


The Holy Bible, Easy
Reading Version, in
Nepali



The Holy Bible, Easy Reading Version, in Nepali

The Holy Bible, Easy Reading Version, in Nepali

The Holy Bible, Easy Reading Version, in Nepali

copyright © 1999-2010 World Bible Translation Center

Language: नेपाली (Nepali)

Translation by: World Bible Translation Center

License Agreement for Bible Texts World Bible Translation Center Last Updated: September 21, 2006
 Copyright © 2006 by World Bible Translation Center All rights reserved. These Scriptures: • Are copyrighted by World Bible Translation Center. • Are not public domain. • May not be altered or modified in any form. • May not be sold or offered for sale in any form. • May not be used for commercial purposes (including, but not limited to, use in advertising or Web banners used for the purpose of selling online add space). • May be distributed without modification in electronic form for non-commercial use. However, they may not be hosted on any kind of server (including a Web or ftp server) without written permission. A copy of this license (without modification) must also be included. • May be quoted for any purpose, up to 1,000 verses, without written permission. However, the extent of quotation must not comprise a complete book nor should it amount to more than 50% of the work in which it is quoted. A copyright notice must appear on the title or copyright page using this pattern: "Taken from the HOLY BIBLE: EASY-TO-READ VERSION™ © 2006 by World Bible Translation Center, Inc. and used by permission." If the text quoted is from one of WBTC's non-English versions, the printed title of the actual text quoted will be substituted for "HOLY BIBLE: EASY-TO-READ VERSION™." The copyright notice must appear in English or be translated into another language. When quotations from WBTC's text are used in non-saleable media, such as church bulletins, orders of service, posters, transparencies or similar media, a complete copyright notice is not required, but the initials of the version (such as "ERV" for the Easy-to-Read Version™ in English) must appear at the end of each quotation. Any use of these Scriptures other than those listed above is prohibited. For additional rights and permission for usage, such as the use of WBTC's text on a Web site, or for clarification of any of the above, please contact World Bible Translation Center in writing or by email at distribution@wbtc.com. World Bible Translation Center P.O. Box 820648 Fort Worth, Texas 76182, USA Telephone: 1-817-595-1664 Toll-Free in US: 1-888-54-BIBLE E-mail: info@wbtc.com WBTC's web site – World Bible Translation Center's web site: <http://www.wbtc.org>

2013-11-06

PDF generated using Haiola and XeLaTeX on 18 Apr 2025 from source files dated 31 Aug 2023
 b97457b2-4647-5831-87bb-3e3be577369a

Contents

उत्पत्ति	1
प्रस्थान	49
लेवी	86
गन्ती	111
व्यवस्था	149
यहोशू	184
न्यायकर्ता	207
स्थ	232
1 शमूएल	236
2 शमूएल	265
1 राजा	290
2 राजा	317
1 इतिहास	345
2 इतिहास	375
एज़्रा	407
नहेम्याह	417
एस्तर	432
अय्युब	438
भजनसंग्रह	482
हितोपदेश	593
उपदेशक	614
श्रेष्ठगीत	623
यशैया	632
यर्मिया	703
विलाप	781
इजकिएल	791
दानियल	842
होशे	855
योएल	865
आमोस	870
ओबदिया	879
योना	881
मीका	884
नहम	893
हबकूक	897
सपन्याह	901
हागै	904
जकरिया	906
मलाकी	915
मती	918
मर्कस	956
लूका	980
यूहन्ना	1019
प्रेरित	1045
रोमी	1078

1 कोरिन्थी	1094
2 कोरिन्थी	1107
गलाती	1116
एफिसी	1121
फिलिप्पी	1126
कलस्सी	1130
1 थिस्सलोनिकी	1134
2 थिस्सलोनिकी	1137
1 तिमोथी	1139
2 तिमोथी	1143
तीतस	1146
फिलेमोन	1148
हिब्रू	1149
याकूब	1161
1 पत्रस	1165
2 पत्रस	1170
1 यहन्ना	1173
2 यहन्ना	1177
3 यहन्ना	1178
यहदा	1179
प्रकाश	1180

उत्पत्तिको पुस्तक

संसारको सुरू

1 आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।

2 पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो।

पहिलो दिन—प्रकाश

3 तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो।

4 परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो।

5 परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो।

सौँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।

दोस्रो दिन—आकाश

6 तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुई भाग पार्न त्यहाँ बतास होस्!”

7 यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रहयो अनि केही पानी बतास मुनि।

8 परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। सौँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो।

तेस्रो दिन—सुख्खा भूमि र उद्दिद

9 तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो।

10 त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकामा असल लाग्यो।

11 तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्दिद तथा फल हुने बोटहरू उम्रियोस्। फल-रूखहरूले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्दिदहरू पृथ्वीमा उम्रिनु।” अनि यस्तै भयो।

12 पृथ्वीमा घाँस र उद्दिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरू हुने फल फल्ने रूखहरू उम्रिए। प्रत्येक उद्दिदले आफ्नै प्रकारको बीउहरू सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।

13 सौँझ पर्यो अनि बिहान भयो। यो तेस्रो दिन थियो।

चौथो दिन—सूर्य, चन्द्रमा र ताराहरू

14 तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरूले दिनहरूबाट रातहरूलाई छुट्याउनेछन्। यो उज्यालाहरूलाई विशेष चिन्हहरूको निम्ति प्रयोग गरिनेछन् र यिनीहरूले सभाहरू कहिले हुने बताउनेछन्। अनि यिनीहरूलाई दिनहरू र वर्षहरू बताउनमा प्रयोग गरिनेछ।

15 यी उज्यालाहरू पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो।

16 यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरू निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो। परमेश्वरले ताराहरू पनि सृष्टि गर्नु भयो।

17 पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुञ्जहरू परमेश्वरले आकाशमा राख्नु भयो।

18 यसकारण उहाँले तिनीहरूलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरूले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।

19 त्यहाँ सौँझ पर्यो र फेरि अर्को बिहान भयो। यो चौथो दिन थियो।

पाँचौँ दिन—माछा र चराहरू

20 तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरूले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरूङ्गीहरू उड्नु थाले।

21 यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरू र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरू सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरू सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरू परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।

22 परमेश्वरले यी सबै प्राणीहरूलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरूले धेरै बच्चाहरू जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरूङ्गीहरूले धेरै-धेरै बच्चाहरू जन्माएर पृथ्वी भरियोस्।

23 त्यहाँ सौँझ पर्यो र फेरि अर्को बिहान भयो। यो पाँचौँ दिन थियो।

छैटौँ दिन—स्थल-चर र मानिसहरू

24 परमेश्वरले भन्नुभयो, “पृथ्वीले धेरै प्रकारका जीवित चीजहरू बनाओस्। त्यहाँ घरेलु पशुहरू, घन्ने जन्तुहरू अनि सबै प्रकारको जङ्गली जनावरहरू होस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।

25 यसर्थ परमेश्वरले जङ्गली जनावरहरू, पाल्नु जनावर, सा-साना घन्ने जनावर विभिन्न प्रकारका प्राणीहरू सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।

26 तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वप्न बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरूले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घन्ने सबै प्राणीहरूमाथि शासन गर्नेछन्।”

27 यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वप्नमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो।

28 परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिँदै भन्नुभयो, “धेरै सन्तानहरू उत्पत्ति गराऊ र पृथ्वी भरेर तिनीहरूको हेरचाह गर। समुद्रका माछाहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीमा हिँडुल गर्ने, सबै प्राणीहरूमाथि शासन गर।”

29 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई अन्न हुने उद्दिद र फल फल्ने रूखहरू दिन्छु। ती रूखहरूले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरू दिनेछन् र यी अन्न र फलहरू तिमीहरूको निम्ति खाद्य-घदाथ हुनेछन्।

- 30 म फेरि पशुहस्ताई खानका निम्ति हरियो घाँस तथा उद्दिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घसने प्राणीहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीका सबै जनावरहरूले, यी चीजहरू खानेछन्।” अनि यस्तै भयो।
31 परमेश्वरले आफूले सृष्टि गरेको प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो। त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौँ दिन थियो।

2

सातौँ दिन—विश्राम

- 1 यसरी पृथ्वी, आकाश र तिनीहरूभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो।
2 परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौँ दिनमा परमेश्वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो।
3 परमेश्वरले सातौँ दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।

मानव जातिको शुरु

- 4 आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरूको कुरा यही नै हो।
5 पृथ्वीमा उद्दिदहरूको अग्रनु अधिका कुरा यही हुन्। भूमिहरूमा केही पनि उम्रेको थिएन, किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउँनु भएको थिएन। त्यहाँ उद्दिदहरू हेरचाह गर्नलाई कुनै व्यक्तित्व पनि थिएन।
6 पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो।
7 तब त्यसपछि परमप्रभु परमेश्वरले भूईँबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।
8 परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैँचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो।
9 परमेश्वरले भूमिबाट राम्रा-राम्रा स्रखहरू अनि खान योग्य फलहरू लाग्ने स्रखहरू उमानुं भयो। उहाँले बगैँचाको बीचमा जीवनको स्रख अनि असल र खराबको ज्ञान दिन योग्य स्रख पनि रोप्नु भयो।
10 बगैँचा भिजाउनलाई अदनबाट एउटा नदी बग्यो र पछि त्यो नदी चारवटा शाखाहरूमा विभाजन भयो।
11 ती शाखाहरूमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ।
12 यस प्रदेशको सुन राम्रो दर्जाको छ। धूप गोमेद र पत्थर पनि पाइन्छन्।
13 दोस्रो नदीको नाउँ गीहोन हो र कृश देशको सम्पूर्ण भूमिमा बग्ने नदी पनि यही हो।
14 तेस्रो शाखा नदीको नाउँ हिदकेल हो र यो नदी अशशूको पूर्वतिर बग्छ। चौथो शाखा नदीको नाउँ यफ्रेटिस हो।
15 तब परमप्रभु परमेश्वरले मानिसलाई लानु भयो अनि बगैँचा खन-जोत अनि हेरचाह गर्न उसलाई राख्नु भयो।
16 परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमीले कुनै चिन्ता बिना यस बगैँचाको कुनै पनि स्रखबाट फलहरू खान सक्छौ।
17 तर तिमीले त्यस स्रखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ, किनभने जुन दिन तिमी त्यस स्रखको फल खान्छौ निम्नच्यनै त्यस दिन तिमी आफै मर्नेछौ।”

पहिलो स्त्री

- 18 तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एकलो बसू राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो उ जस्तै नै हुनेछे।”
19 यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरू र आकाशमा चरा-चुरूङ्गीहरू सृष्टि गरी तिनीहरूको के के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो। अनि मानिसले तिनीहरूलाई जे भने तिनीहरूको त्यही नाउँ रह्यो।
20 अनि मानिसले पाल्नु गाई वस्तु, आकाशमा उड्ने चरा-चुरूङ्गीहरू र जङ्गली जनावरहरूको नाउँ राख्यो। तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन।
21 त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निद्रामा पर्यो उहाँले एउटा करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो।
22 त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो।
23 तब त्यस मानिसले भने,

“आखिरमा म जस्तै अर्को एउटा व्यक्ति
उसको हड्डी मेरो हड्डी बाट आयो,
अनि उसको शरीर मेरो शरीरबाट आयो।
किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले
म तिनलाई ‘स्त्री मानिस’ भन्नेछु।”

- 24 यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरू एउटै बनिन्छन्।
25 त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरू लाज मान्दैन थिए।

3

पापको शुरु

- 1 परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरू मध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई सोध्यो, “ए नारी! के परमेश्वरले बगैँचामा कुनै पनि स्रखबाट फल खानु हुँदैन भनी मनाही गर्नु भएको छ?”
2 त्यस स्त्रीले सर्पलाई उत्तर दिईन, “होइन! परमेश्वरले त्यसो भन्नु भएन। हामीले बगैँचामा भएका स्रखहरूको फल खान सक्छौ।”

- 3 तर परमेश्वरले भन्नुभयो, “तिमीहरूले बगैँचाको बीचमा भएको सखको फल खानु हुँदैन, तिमीहरूले छुनु पनि हुँदैन, नत्र तिमीहरू मर्नेछौं।”
- 4 तर सर्पले श्रीलाई भने, “तिमीहरू निरुच्य मर्ने छैनौं।
- 5 परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरूले त्यस सखको फल खान्छौ तिमीहरूको ज्ञान खोलिन्छ अनि तिमीहरू कुन असल कुन खराब जान्ने जान्नी भई परमेश्वर जस्तै हुनेछौं।”
- 6 तब त्यो श्रीले त्यस सखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिनु कारण त्यस सखको फलले ज्ञान दिन्थ्यो त्यस सखबाट केही फलहरू टिपेर खाई अनि आफुसंग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।
- 7 तब तिमीहरूले केही अनौठो अनुभव गरे। तिमीहरूले देखे तिमीहरू नाङ्गै थिए। यसर्थ तिमीहरूले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरू बनाए।
- 8 जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैँचामा घुमिरहनु हुँदा ती पुष्प र श्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिमीहरू बगैँचाको सखहस्माझ लुके।
- 9 परमप्रभु परमेश्वरले त्यस पुष्प मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?”
- 10 तब त्यस पुष्प मानिसले उत्तर दियो, “तपाईंको आवाज मैले बगैँचा भित्र चाल पाएँ र म नाङ्गै रहेको हुँदा डराएँ र म लुकेँ।”
- 11 तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गै छौ भनी कसले भन्यो? के तिमीले मैले जुन सखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?”
- 12 त्यस मानिसले भने, “श्री जो तपाईंले मसित बस दिनु भयो, उसैले मलाई सखको फल दिईन् अनि मैले खाएँ।”
- 13 तब परमप्रभु परमेश्वरले त्यस श्री मानिसलाई भन्नुभयो, “तिमीले किन यस्तो काम गर्यौ?”
- तब त्यस श्रीले भनी, “सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ।”
- 14 तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो,

“तैले यस्तो काम गरेको हुनाले,
तैलाई अन्य पशुहरू गाई-वस्तु
र अरु सबै जङ्गली पशुहरूलाईभन्दा
अझै ज्यादा श्राप दिनेछु।
तैले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु
र माटो खाएर बसु परोस्।

15 म तँ र त्यस श्रीमाझ
शत्रुता सृष्टि गर्नेछु।
तेरो सन्तान र त्यस श्रीका सन्तानमाझ पनि
शत्रुता सृष्टि गर्नेछु
जसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन्
अनि तेरा सन्तानहरूले पनि तिमीहरूको कुर्कुचामा डस्ने छन्।”

16 त्यसपछि परमप्रभु परमेश्वरले त्यस श्रीलाई भन्नुभयो,

“जब तिमी गर्भधारण गर्नेछौ
त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु,
र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले
साह्रै नै प्रसव वेदना सहनु पर्नेछ।
तिमी आफ्नो पतिको चाहना गर्नेछौ।
तर उनले तिमीलाई शासन गर्नेछ।”*

17 त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो,

“जब तिमीले तिमी पत्नीको कुरा मानेर
मैले नखानु भनी आज्ञा दिएको सखको फल खायो,
र म तिम्रो कारणले भूमिलाई सराने छु,
जुन खाद्य पदार्थ भूमिबाट तिमीले पाउनेछौ त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।
18 त्यो भूमिले तिम्रो निम्ति जङ्गली घाँस र काँडाहरू उमार्नेछ,
अनि तिमीले जङ्गलमा उभ्रेको सागपात खानु पर्नेछ।
19 तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पर्सीनाले
छ्याप्-छ्यामी नहञ्जेलसम्म मेहनत गर्नु पर्नेछ,
मरूजेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ।
त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ।
मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गरेको थिएँ
र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”

20 त्यस आदमले आफ्नी पत्नीको नाउँ हव्वा राख्यो किनभने सबै मानिसहरूकी तिनी आमा हुन्।

21 परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो।

* 3:16: तिमीलाई ... शासन गर्नेछ “तिमी आफ्नो पतिलाई नियन्त्रण गर्न चाहन्छौ।” (यो हिब्रमा उत्पत्ति S1 मा जस्तै छ।) तर उनले तिमीलाई शासन गर्नेछ। मरूजेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ।

22 परमप्रभु परमेस्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको सुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सँधैको निम्ति बाँच्नेछ।”

23 परमप्रभु परमेस्वरले आदमलाई बलपूर्वक जमीन जोत्न निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो।

24 उहाँले मानिसलाई टाढो खेदुभयो अनि अदमको बाँगेचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको स्रष्टिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो।

4

पहिलो परिवार

1 आफ्नी पत्नी हव्वासांग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कथिनलाई जन्माइन्। तिनले भनिन्, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।”

2 तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन्। हाबिल भेडा गोठालो भयो अनि कथिन खेतीवाला भयो।

पहिलो हत्या

3 केही समय पश्चात कथिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेट्नेस्वस चढाउन ल्यायो।

4 हाबिलले पनि आफ्नो भेडाको बथानबाट पहिले जन्मेको भेडाको उत्तम भाग चढाउन ल्यायो।

अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो।

5 तर परमप्रभुले कथिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कथिन साहै रिसायो र दुःखी भयो।

6 परमप्रभुले कथिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्?”

7 तँ किन आफ्नो अनुहार अँध्यारो पार्दछस्? यदि तँले राम्रो काम गरिस् भने म तलाई स्वीकार गर्छु अनि तँले राम्रो काम गरिस् भने पापले तँलाई एकदमै नियन्त्रण गर्नेछ तर तँ यसको मालिक हुने पर्छ।”

8 कथिनले उसको भाइलाई भने, “हामी खेतमा जाओँ!” अनि तिनीहरू खेतमा गएका थिए, कथिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो।

9 तब परमप्रभुले कथिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”

तब कथिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?”

10 त्यसपछि, परमप्रभुले कथिनलाई सोध्नु भयो, “तँले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसँग कराउँदैछ।

11 तँले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरू हुने बनाइदिनेछु।

12 जब तँले त्यो भूमिमा केही रोप्छस् तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिदिने छस्।”

13 तब कथिनले परमप्रभुलाई भने, “यो दण्ड चाँहि मैले सहन सक्नेभन्दा धेरै भयो।

14 हेर्नुहोस्, आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो, यस पृथ्वीमा घरबेगरको घुमिदिने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मारिन्छन्।”

15 तब परमप्रभुले उसलाई भन्नुभयो, “यस्तो हुन पाउने छैन! यदि कसैले तलाई मारिन्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु।” तब परमप्रभुले कथिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कथिनलाई मारिँ छैन।

कथिनको परिवार

16 तब कथिन परमप्रभुको सामुनेबाट टाढा गएर अदमको पूर्वपट्टि नोद देशमा बस् थाल्यो।

17 कथिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन् र हनोक नाउँ भएको एउटा छोरा जन्माइन्। अनि कथिनले एउटा शहर बनायो र त्यो शहरको नाउँ हनोक राख्यो।

18 हनोकको ईराद नाउँको छोरा जन्म्यो। ईरादको एउटा छोरो भयो र उसको नाउँ मह्याएल राखियो। मह्याएलको पनि मतशाएल नाउँको छोरो भयो अनि मतशाएलको पनि लेमेक नाउँको छोरो भयो।

19 लेमेकले दुइवटी स्त्रीहरूसित विवाह गर्‍यो, तिनीहरूको नाउँ आदा र सिल्ला थियो।

20 आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन्। याबाल पालमा बसे र गाई-वस्तुहरू पाल्नेहरूको पुर्खा थिए।

21 याबालको भाइको नाउँ युबाल थियो अनि तिनी नै वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए।

22 सिल्लाले तूबल कथिनलाई जन्माइन् जो सबै प्रकारका पीतल र फलामको हतियारहरू बनाउँथ्यो। तूबल कथिनका बहिनीको नाउँ नामा थियो।

23 लेमेकले आफ्ना पत्नीहरूलाई भने,

“हे आदा र सिल्ला!

लेमेकका पत्नीहरू हो, म के भन्छु, सुन।

मलाई चोट पुर्याउने मानिसलाई मैले मारे,

त्यस जवान केटोले मलाई हिकोयो मैले उसलाई मारे।

24 यदि कथिनलाई मारेकोमा सात गुणा बढी दण्ड भयो भने,

लेमेकलाई मारेकोमा सतहत्तर गुणा बढी दण्ड हुनेछ!”

आदम र हव्वाको नयाँ पुत्र भए

25 आदमको फेरि आफ्नी पत्नीसित सहवास भयो र तिनले फेरि एउटा छोरो जन्माइन् जसको नाउँ सेत राखियो। तिनले भनिन्, “कथिनले हाबिललाई मारेकोले उसको सट्टामा परमेस्वरले मलाई अर्को बालक दिनु भयो।”

26 सेतको पनि एउटा छोरो भयो जसको नाउँ एनोश थियो। यही समयदेखि मानिसहरूले परमप्रभुलाई विश्वास गर्न थाले।

5

आदमको पारिवारिक इतिहास

- 1 आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिस्पर्मा मानिसजातिको* सृष्टि गर्नुभयो।
- 2 परमेश्वरले मानिसलाई पुस्ख र धौँ उडै सम्म सृष्टि गर्नुभयो। जब उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो तिनीहरूलाई आशिष दिनु भयो अनि तिनीहरूलाई "मानिस" भन्नुभयो।
- 3 जब आदम 130 वर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो।
- 4 सेतको जन्म भएपछि आदम अझ 800 वर्ष सम्म जीवित रहे अनि उनको अरु पनि छोरा-छोरीहरू भए।
- 5 आदम 930 वर्षसम्म बाँचे र मरे।
- 6 जब सेत 105 वर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे।
- 7 एनोश जन्मेपछि सेत 807 वर्षसम्म जीवित रहे र यो समयमा सेतका अरु छोरा-छोरीहरू जन्मे।
- 8 यसर्थ सेत जम्मा 912 वर्षसम्म बाँचे र मरे।
- 9 एनोशको उमेर 90 वर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो।
- 10 केनान जन्मेपछि एनोश 815 वर्ष सम्म बाँचे। यो समयमा एनोशका अरु छोरा-छोरीहरू पनि जन्मे।
- 11 यसर्थ एनोश जन्म 905 वर्ष बाँचे र मरे।
- 12 केनान 70 वर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे।
- 13 महलेलले जन्म लिएपछि केनान 840 वर्ष उमेरसम्म बाँचे। त्यस समयमा केनानका आठ छोरा-छोरीहरू पनि जन्म लिए।
- 14 यसर्थ केनान 910 वर्ष सम्म बाँचे र मरे।
- 15 जब महलेल 65 वर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो।
- 16 येरेद जन्मेपछि महलेल 830 वर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरू जन्मे।
- 17 यसर्थ महलेल जम्मा 895 वर्ष सम्म बाँचे र मरे।
- 18 जब येरेद 162 वर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखियो।
- 19 हनोक जन्मिएपछि येरेद 800 वर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरु छोरा-छोरीहरू भए।
- 20 यसर्थ येरेद जम्मा 962 वर्षसम्म बाँचे।
- 21 जब हनोक 65 वर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मत्शेलह राखियो।
- 22 मत्शेलह जन्मेपछि हनोक 300 वर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरु छोरा-छोरीहरू जन्मे।
- 23 यसर्थ हनोक 365 वर्ष सम्म बाँचे।
- 24 एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।
- 25 जब मत्शेलह 186 वर्षको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो।
- 26 लेमेक जन्मिएपछि मत्शेलह 682 वर्ष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरू पनि जन्मे।
- 27 यसर्थ मत्शेलह 969 वर्ष सम्म बाँचे।
- 28 जब लेमेक 182 वर्षको थिए उनको एउटा छोरा जन्मियो।
- 29 उनले आफ्नो छोरोको नाउँ न्ह राखे। उनले भने, "यसले हाम्रो काममा विश्राम दिओस। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौं। तर न्हले हामीलाई विश्राम दिनु हुनेछ।"
- 30 न्ह जन्मेपछि लेमेक 595 वर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरु छोरा छोरीहरू जन्मे।
- 31 लेमेक जम्मा 777 वर्षसम्म बाँचे।
- 32 न्ह 500 वर्ष पुगेपछि उनको शेम, हाम र येपेत छोराहरू जन्मे।

6

मानिसहरू दुष्ट हुन्छन्

- 1 पृथ्वीमा जब मानिसहरूको संख्या बढ्दै गयो, तिनीहरूले कन्याहरूलाई जन्म दिए।
- 2 परमेश्वरका छोराहरूले ती मानव कन्याहरूलाई मन पराए। यसकारण परमेश्वरका छोराहरूले आफूले रोजेका केही कन्याहरूलाई विवाह गरे।
- 3 तर परमेश्वरले भन्नुभयो, "तिनीहरू मरणशील भएकाले मानव समा लामो समयसम्म बाँच्ने छैनन्। तिनीहरूको आयु केवल 120 वर्षसम्म मात्र हुने छ।"
- 4 यस पृथ्वीमा नपील मानिसहरू त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरूले जब मनुष्य कन्याहरूसित शारीरिक सम्बन्ध राखे तिनीहरूले परमेश्वरका छोराहरूका नानीहरू जन्माए। तिनीहरू प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरू थिए।
- 5 परमप्रभुले देख्न भयो पृथ्वीका मानिसहरूमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरूले मनमा जे चिताउँद थिए सधैं विचारहरू नै दुष्टपूर्ण हुन्थ्यो।
- 6 अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो।
- 7 तब परमप्रभुले भन्नुभयो, "पृथ्वीबाट नै यी मानिसहरूलाई म ध्वंश पार्ने छु। म मानिस, घसने र अन्य पशुहरू अनि आकाशमा उड्ने चराहरू जे मैले सृष्टि गरेँ म सबैलाई ध्वंश पार्नेछु।"
- 8 तर न्हले परमप्रभुलाई खुशी तुल्याए।

न्ह र महा जलप्रलय

- 9 यो न्हको पारिवारिक इतिहास हो। न्ह उसको जीवनभरि एकजना असल व्यक्ति थिए। न्हले सधैं परमेश्वरको अनुसरण गर्द थिए।
- 10 न्हका तीन छोराहरू शेम, हाम र येपेत नाउँ भएका थिए।
- 11 परमेश्वरको नजरमा पृथ्वी भ्रष्ट थियो। मानिसहरूले पृथ्वीमा हिंसा ब्याप्त पारेका थिए।
- 12 परमेश्वरले पृथ्वीमा देख्न भयो पृथ्वीका मानिसहरूले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो।
- 13 तब परमेश्वरले न्हलाई भन्नुभयो, "मानिसहरूको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरूलाई नष्ट पार्ने मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरू सबैलाई म झट्टै नष्ट पार्नेछु।"

* 5:1: मानिसजातिको अर्थ यस नाउँको अर्थ हुन्छ "आदम" वा "मान्छे" अथवा "मानिस।" (प्रथम मानव)

- 14 तैले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरू बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिनु।
- 15 “त्यो जहाज 300 हात लामो, 50 हात चौडा र 30 हात अग्लो बनाउनु र
- 16 त्यसमा छाना लगाउनु। जब छानाको एक हात तल झ्याल बनाउनु। त्यस जहाजको एकापट्टी एउटा ढोका राख्नु र त्यसमा पहिले, दोस्रो र तेस्रो तला बनाउनु।
- 17 “मेरो भागमा म यस धर्तीका सबै प्राणीहरूको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरू मर्नेछन्।
- 18 तर म तँसँग एउटा करार गर्नेछु। जहाज भित्र पस्टा तैले आफूसँग आफ्नो छोराहरू, पत्नी, अनि बूढारीहरू लानु।
- 19 अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरू सबै भाले-पोथीको जोडी होस् र तिनीहरू पनि तिमीहरूसितै बाँचिरहनु।
- 20 जीवन रक्षाको निम्ति प्रत्येक जातका पशु चरा र घसने प्राणीहरू त्यहाँ तिमीहरूसित रहनेछन्।
- 21 अनि तेरो भागमा सबै प्रकारको खाद्य सामग्री भोजनको लागि जम्मा गर्नु। तेरो र ती सब प्राणीहरूका निम्ति भोजन हुनेछ।”
- 22 परमेश्वरको आज्ञा अनुसार नहले सबै काम पूरा गर्यो।

7

जलप्रलय प्रारम्भ

- 1 त्यसपछि परमप्रभुले नहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमापस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरूमा तँ मात्र असल मानिस छस् भनी मैले देखे।
- 2 सात जोडी, सातवटा भाले र सातवटा पोथी शूद्र पशुहरू र एक जोडी एउटा भाले र एउटा पोथी अशूद्र पशु।
- 3 अनि सबै जातका चराहरूबाट पनि सातवटा भाले र सातवटा पोथी लिएर जहाजभित्र पसा। यी पशु-चराहरू अरू सबै ध्वंस गरिए पछि यिनीहरूका जातिहरूलाई पृथ्वीमा बचाई राख्नु यी सब तैले लानु पर्छ।
- 4 अबदेखि सातौँ दिनमा म यस पृथ्वीमा चालीस दिन चालीस रात पानी पार्नेछु अनि यस पृथ्वीबाट मैले सृष्टि गरेका सबै जीवित प्राणीहरू ध्वंस पार्नेछु।”
- 5 अनि परमप्रभुबाट भएको आज्ञा नहले पूर्ण रूपले पालन गरे।
- 6 जब पृथ्वीमा प्रलय आयो नह 600 वर्ष पुगेका थिए।
- 7 प्रलयबाट बाँचनको निम्ति नह आफ्नो छोराहरू अनि पत्नी र बूढारीहरू लिएर जहाजभित्र पसे।
- 8-9 जब प्राणीहरू, नर र नारी, जोडी नहकहाँ जहाजमा आए। परमेश्वरले आज्ञा गर्नु भए अनुसार धर्तीमा सबै स्वच्छ, अस्वच्छ प्राणीहरू तथा घसिने प्राणीहरू आए।
- 10 अनि ठीक सात दिनपछि पृथ्वीमा जल-प्रलयको पानी पर्नलाग्यो।
- 11 नहको जीवनको 600 वर्षको दोस्रो महीनाको सातौँ दिनमा जमीनबाट मूल फुट्यो अनि आकाशमा ठूला-ठूला प्वालहरू बनिए।
- 12 अनि पृथ्वीमा मूसलधारे पानी चालीस दिन चालीस रात एकोहोरो परिरह्यो।
- 13 त्यही दिन नह, उसकी पत्नी, छोराहरू शेम, हाम र येपेत अनि बूढारीहरू जहाज भित्र गए।
- 14 ती मानिसहरू, प्रत्येक जातका भाले पोथी गरी जोडी जोडी वन पशुहरू, घरमा पालिने पशुहरू, भैँँमा घसने जन्तुहरू अनि प्रत्येक जातका चराहरू जहाजमा पसे।
- 15 यी सबै पशु-चराहरू नहसँगै जहाजमा पसे। सास फेर्ने सबै जीवित प्राणीहरू भाले र पोथीको जोडीको दलमा ती पशु चराहरू जहाजमा आए।
- 16 यी सबै पशुहरू परमेश्वरले नहलाई दिनु भएको आज्ञा अनुसार जोडी जोडी भए आए। त्यसपछि परमप्रभुले जहाजको ढोका बन्द गरिदिनु भयो।
- 17 जल प्रलय पृथ्वीमा चालीस दिन चालीस रातसम्म भयो। पानी बढेर जहाजलाई जमीनबाटमाथि उचाल्न थाल्यो।
- 18 पानीको स्तर माथि उठ्यो अनि नाव पानीमा तैरिन थाल्यो।
- 19 पानी यति साह्रो बढ्यो अग्लो-अग्लो पहाडहरू पनि पानीले ढाकिए।
- 20 एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरू पनि पानीमा बीस फिट डुबे।
- 21-22 पृथ्वीमा बग्ने सबै पुष्प र स्त्रीहरू घरेलु पशुहरू, र जङ्गली पशुहरू, पृथ्वीमाथि उड्ने सबै प्राणीहरू अनि सबै सजीव वस्तुहरू जो सुख्खा भूमिमा थिए मरे।
- 23 यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरू पशुहरू, घसिने जन्तुहरू अनि आकाशमा उड्ने प्राणीहरू परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरूलाई पृथ्वीबाट नष्ट गरियो। केवल नह र उनीसँगै जहाजमा भएका मानिसहरू र अन्य प्राणीहरू मात्र जीवित रहे।
- 24 एक सय पचास दिनसम्म परेको पानी पृथ्वीमाथि बगिरह्यो।

8

जल प्रलयको अन्त

- 1 नह र उनीसित जहाजमा जो मानिस पशु र चराहरू थिए, तिनीहरूलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।
- 2 आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बन्न छोड्यो।
- 3 त्यसपछि बिस्तारै जमिनमा पानी घट्न थाल्यो। 150 दिन पुगेपछि पानी घटेको थियो
- 4 अनि सातौँ महीनाको सत्रौँ दिन अरारात पर्वतमा जहाज अडियो।
- 5 यसरी पानी दशौँ महीना नपुग्जेलसम्म घटिरह्यो। महीनाको पहिला दिन पर्वतको चुचुराहरू देखिए।
- 6 त्यसपछि चालीसौँ दिनको अन्तमा नहले जहाजको ढोका खोलेर एउटा कागलाई उडाई दिए।
- 7 अनि त्यो काग पृथ्वीमा पानी नसुकुजेलसम्म उडेर जाँदै-फर्कँदै गरिरह्यो।
- 8 त्यसपछि उनले फेरि पृथ्वीको सतहमा पानी सुकीसकेको छ वा छैन जान्न जहाजबाट एउटा ढुकुर उडाई दिए।
- 9 तर त्यस ढुकुरले पृथ्वीमा कतै आफ्नो पाऊ राख्ने ठाउँ पाएन। जमीनमा कतै पाऊ राख्ने ठाउँ नपाए त्यो ढुकुर फर्केपछि नहले हात फिजाएर त्यसलाई समाती जहाजभित्र पसाए।
- 10 नहले अझै सात दिन पखेर फेरि त्यस ढुकुरलाई जहाजबाट बाहिर उडाइदिए,

- 11 अनि त्यो ढुक्कर सौँझमा फेरि जहाजमा फर्किए आयो। यस पल्ट नूहले पृथ्वीको सतहबाट पानी सुकेको चाल पाए कारण यस पल्ट त्यस ढुक्काले आफ्नो चुच्चोमा एउटा भद्राक्षको पात चेपेर ल्याएको थियो।
- 12 त्यसपछि नूहले फेरि सात दिनसम्म पर्खे र त्यही ढुक्कालाई जहाजबाहिर उडाइ दिए तर यस पल्ट त्यो ढुक्कर फर्केर नूह भएको जहाजमा आएन।
- 13 नूहको उमेरको 601 वर्ष भएको थियो पहिलो महीनाको पहिलो दिन पृथ्वीको सतहमाथि पानी पूर्णसले सुक्यो। यसर्थ नूहले जहाजको ढोका खोलेर हेर्दा देख्यो पृथ्वीको सतहमा पानी सुकिसकेको थियो।
- 14 दोस्रो महीनाको सताइसौँ दिनमा पृथ्वीको सतहबाट सम्पूर्ण रूपले पानी सुकेको थियो।
- 15 तब परमेश्वरले नूहलाई भन्नुभयो,
- 16 “तँ, तेरी पत्नी, तेरा छोराहरू र बुहारीहरू लिएर जहाज बाहिर आइज।
- 17 जहाजमा तँसँग जे जति चराहरू, पाल्त् जनावर, वनका जनावर भूमिमा घसने जन्तुहरू ती सब भूमिमा ओहवाल जसले गर्दा तिनीहरूले पृथ्वीमा आफ्नो सन्तान बढाउनु, पशुहरूले तिनीहरूको संख्या पृथ्वीमा बढाउनु।”
- 18 यसर्थ, नूह उनका छोराहरू, उनकी पत्नी तथा बुहारीहरू जहाजबाट बाहिर भूमिमा निस्के।
- 19 आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घसने प्राणीहरू, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिंडुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए।
- 20 त्यसपछि नूहले परमप्रभुको निम्ति एउटा वेदी उभयाए र उनले केही पवित्र पशुहरू र पवित्र चराहरू परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए।
- 21 परमप्रभुले त्यस बलिदानहरूको बासा लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्यै पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरूलाई नष्ट पार्ने छैन।
- 22 जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”

9

नयाँ शुरु

- 1 परमेश्वरले नूह र उसका छोराहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका सन्तानहरूको संख्या यति सम्म बढोस् धर्ती फेरि मानिसहरूले भरियोस।
- 2 यस पृथ्वीको प्रत्येक पशु, आकाशको प्रत्येक चरा, प्रत्येक जन्तु जो भूँडमा घसन्छ र समुद्रका प्रत्येक माछा तिमीसित डराउने छन। तिनीहरू सबै तेरो नियन्त्रणमा बसनु।
- 3 कुनै पनि गतिशील चीज तेरो आहारको निम्ति होस्, जस्तो मैले पहिले हरियो उद्भिदहरू खाधको निम्ति दिएँ अहिले तलाई प्रत्येक चीज खानको निम्ति दिन्छु।
- 4 जिउँदो पशुहरूको मासुमा जतिजेलसम्म रगत रहन्छ त्यो चाँहि नखानु।
- 5 अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।
- 6 “यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ, कारण परमेश्वरले मानिसलाई आफ्नै स्वस्ममा सृष्टि गर्नु भएको छ।”
- 7 “अनि तिमीले धेरै सन्तानहरू पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।”
- 8 तब परमेश्वरले नूह र उनका छोराहरूलाई भन्नुभयो,
- 9 “म तिमी, तिम्ना भावी सन्तान अनि तिमीसित भएको प्रत्येक सजीव वस्तुसित विशेष सम्झौता तयार गर्दै छु।
- 10 म मेरो करार सबै चराहरू अनि पाल्त् पशुहरू अनि पृथ्वीमा भएका सबै जनावरहरूसित जो तिमीहरूसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरूसित गर्नेछु।
- 11 तिमीहरूसित म यो करार गर्दैछु अब उसो कहिल्यै पनि जल प्रलयद्वारा प्राणीहरू नष्ट हुने छैनन् अनि अब फेरि पृथ्वीलाई नष्ट पार्न जल-प्रलय कहिल्यै हुनेछैन।”
- 12 अनि परमेश्वरले भन्नुभयो, “यो चाँहि मैले तिमीहरू र तिमीहरूसित भएका प्राणीहरूसित गरेको करारको चिन्ह हो। यो करार पृथ्वीमा तिमीहरूका सन्तान जति पनि जन्मन्छन् सबैसित सधैँ रही रहनेछ।
- 13 तिमीहरूसित मैले स्थापित गरेको करारको चिन्ह स्वस्व बादलमा इन्द्रेणी बनिए त्यो इन्द्रेणी म र पृथ्वीको करारको प्रमाण हो।
- 14 जब म पृथ्वीमाथि बादल ल्याउँछु बादलमा इन्द्रेणी देखा पर्छ।
- 15 म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरूलाई नष्ट गर्ने छैन।
- 16 जब म इन्द्रेणीलाई देख्छु म त्यो करार सधैँ सम्झना गर्नेछु म अनि पृथ्वीमा भएको प्रत्येक जीवित प्राणीहरू बिचमा भएको करार सम्झना गर्नेछु।”
- 17 अनि परमेश्वरले नूहलाई भन्नुभयो, “यही नै म र पृथ्वीमा भएका सबै जीवित प्राणीहरूसित स्थापित गरिएको करारको चिन्ह हो।”
- कष्टहरूको प्रारम्भ
- 18 जहाजबाट निस्केका नूहका छोराहरू शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए)
- 19 यी तिनै जना नूहका छोराहरू थिए र यी तीन जनाका सन्तानहरूले नै यो पृथ्वी भरियो।
- 20 नूह नै दाखको खेती गर्ने पहिलो खेतीवाला थिए।
- 21 नूहले दाखरस बनाएर लिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्।
- 22 कनानका बाबु हामले आफ्नो बाबु नूहलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यहरूलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्लिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकियो।
- 23 तिनीहरू पछिल्लिर फर्केका थिए र तिनीहरूले बाबुलाई नाङ्गो देखेनन्।
- 24 जब नूह मघ निदाबाट बिउँझिए उसको कान्छो छोरोले के गरेको थियो थाहा पाए।
- 25 तब नूहले भने,

“कनानलाई सराप लागोस्,
ऊ आफ्ने दाज्यू-भाइहस्को कमारो हुनेछ।”

26 तब नूहले भने,

“शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन्।
कनान उनको दास बनियोस्।

27 परमेश्वरले येपेतको विकास गराई दिऊन्,
अनि येपेत शेमको पालहस्मा बसोस्,
अनि कनान उसको कमारा होस्।”

28 नूह जल प्रलयपछि 350 वर्ष बाँचे र मरे।

29 यसर्थ नूह जम्मा 950 वर्ष बाँचे र मरे।

10

राष्ट्रहरू बढ्दै गए अनि फिजिए

1 नूहका छोराहरू शेम, हाम र येपेत थिए र यिनीहरूको पारिवारिक इतिहास यही हो। नूहको छोराहरूका धेरै सन्तानहरू भए।

येपेतका सन्तानहरू

2 येपेतका छोराहरू थिए गोमेर, मागोग, मादे, यावान, तुबल, मेशेक र तीरास।

3 गोमेरका छोराहरू थिए अशकनज, रीपत र तोगर्मा

4 यावानका छोराहरू थिए-एलीशा, तर्शाश, किन्तीम र दोदानीम।

5 तिनीहरूबाटै समुद्रतट वासीहरू फिजिए। तिनीहरूको देशभिन्न आफ्नो भाषा र जाति अनुसार फिजिए। यी सबै येपेतका छोराहरू थिए।

हामका सन्तानहरू

6 हामका छोराहरू थिए कृश, मिश्र, पूत र कनान।

7 कृशका छोराहरू थिए-सबा, हवीला, सबता, रामा र सबतका।

रामाका छोराहरू थिए-शबा र ददान।

8 निम्रोद कृशको छोरा थियो। निम्रोद ज्यादै शक्तिशाली योद्धा बनिके पहिले मानिस थिए।

9 परमप्रभुको महान योद्धा शिकारीहरू मध्ये एकजना थिए। त्यसकारण मानिसहरू निम्रोदसित तुलना गर्छन् अनि भन्दछन्, “यो मानिस परमप्रभुको दृष्टिमा निम्रोद जस्तै राम्रो शिकारी हो।”

10 शूसूमा तिनको राज्य शिनारको बाबेल, ऐक, अक्कद र कल्ले थियो।

11 यहाँबाट तिनी अशर्र गए अनि नीन्वे, रहोबोतीर र कालह शहरहरू बनाए।

12 कालह र नीन्वे माझ तिनले शहर रेसेन बनाए। ती शहरहरू मध्ये कालह सबै भन्दा ठूलो थियो।

13 मिश्र, लूद, अनाम, लहाब, नमूह,

14 पनुस, कसलू अनि कपतोर मानिसहरूका पिता थिए। (पलिशती मानिसहरू कसलूका सन्तान थिए।)

15 कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए।

16 कनानबाट हिती, यबूसी, एमोरी, गिर्गशी,

17 हिब्बा, अर्कोत र सिनीत मानिसहरू,

18 अर्वादी, समारी र हमाती मानिसहरू उत्पन्न भए।

यसरी कनानका सन्तानहरू संसारका जतातै फिजिए।

19 कनानी मानिसहरूको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सन्जोमीदेखि लाशासम्म थियो।

20 ती सब मानिसहरू हामका सन्तान थिए र ती सबै मानिसहरूको आफ्नो-आफ्नो भाषा र आफ्नै भूमि थियो र तिनीहरूको एउटा अलगै राज्य थियो।

शेमका सन्तानहरू

21 शेम येपेतका जेठा दाज्यू थिए। शेमका सन्तानहरूमा एक जना एबेर सबै हिब्रू मानिसहरूका पिता थिए।

22 शेमका छोराहरू एलाम, अशर्र, अर्पक्षद, लूद अराम थिए।

23 अरामका छोराहरू ऊज, हल, गेतेर अनि मश थिए।

24 अर्पक्षद शेलहका पिता थिए,

शेलह एबेरका पिता थिए थिए,

25 एबेर दुइजना छोराहरूका पिता थिए जसमा एकजनाको नाउँ पेलेग थियो। उसलाई पेलेग नाउँ राखिएको कारण उसकै जीवनकालमा पृथ्वी

विभक्त भएको थियो। अर्को छोरोको नाउँ योत्तान थियो।

26 योत्तान अल्मोदाद, शेलेप, हसमवित र येरह,

27 हदोराम, ऊजाल, दिक्ता,

28 ओबाल, अबमाएल, शबा,

29 ओपीर, हवीला अनि योबाबको पिता थिए। यी सबै मानिसहरू योत्तानका छोराहरू थिए।

30 ती सबै मानिसहरू मेशा र पूर्वमा पहाडी भूमि इलाकामा बसो बास गर्थे। मेशा सापारा भूमितिर पर्थ्यो।

- 31 ती मानिसहरू शेमको परिवारका थिए। तिनीहरू आफ्नो वंश, परिवार, भाषा, भूमि र राष्ट्रमा गठित थिए।
 32 नहका सन्तानको वंश अनुसार तिनीहरूका जातिहरू यी नै थिए। यिनीहरू आफ्ना आफ्ना राष्ट्रमा गठित थिए अनि जल-प्रलय पछि तिनीहरूबाट नै पृथ्वीमा सबै मानिसहरू फिजिएका थिए।

11

संसारको विभाजन

- 1 यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरू थिए।
- 2 जब मानिसहरू पूर्वबाट बसाई सन थाले शिनार देशमा तिनीहरूले समतल भूमि भेटे अनि तिनीहरूले त्यहाँ बसोबास शुरू गरे।
- 3 तिनीहरू आपसमा कुरा गरे, “हामीले ईटा बनाउनु पर्छ अनि त्यसलाई कडा बनाउनको लागि आगोमा पोल्नु पर्छ।” यसर्थ तिनीहरूको घर बनाउदा ढुङ्गाको सट्टामा ईटालाई प्रयोग गरे अनि ईटा जोड्न माटोको सट्टामा मसला प्रयोग गरे।
- 4 तिनीहरूले भने, “आऊ, हामी आफ्नो निम्ति एउटा शहर बनाऔं अनि एउटा धरहरा बनाऔं जसको शिखर स्वर्ग पुग्छ। हामी प्रख्यात हुनु पर्छ र यसले हामीलाई संगठित राख्नेछ। नत्र हामी संसारभरि छरपष्ट हुनेछौं।”
- 5 परमप्रभु मानिसहरूले बनाउदै गरेको किल्ला र शहर हेर्न तल आउनु भयो।
- 6 तब परमप्रभुले भन्नुभयो, “हेर, तिनीहरू मिलेर एक भएका छन्, तिनीहरूले एउटै भाषा बोल्दछन्। तिनीहरूले के गर्ने छन् यो एउटा शुरू मात्र हो, अब चाँडै तिनीहरूले के गर्न खोज्छन् त्यही गर्न सक्ने हुन्छन्।
- 7 यसर्थ हामी तिनीहरूको माझमा जाऔं र तिनीहरूको भाषामा खलबल पारिदिऔं जसले गर्दा तिनीहरू एक-अर्काले बोलेको भाषा बुझ्न नसक्नु।”
- 8 यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो। यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो।
- 9 त्यसकारण यो शहरको नाउँ बाबेल राखियो। यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो।

शेमको पारिवारिक इतिहास

- 10 शेमको पारिवारिक इतिहास यही हो। जल प्रलय भएको दुइ वर्षपछि शेम जब एक सय वर्ष पुगेका थिए तिनी अर्पक्षदाका पिता भए।
- 11 अर्पक्षद जन्मेपछि शेम पाँच सय वर्षसम्म बाँचे अनि तिनका अन्य छोरा-छोरीहरू पनि जन्मे।
- 12 जब अर्पक्षद पैतीस वर्षका भए तिनको एउटा छोरो जन्म्यो जसको नाउँ शेलह थियो।
- 13 शेलह पछि अर्पक्षद चार सय तीन वर्ष सम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू पनि भए।
- 14 शेलह तीस वर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो।
- 15 एबेर जन्मेपछि शेलह चार सय तीन वर्षसम्म जीवित रहे। त्यस अवधिमा शेलहका अन्य छोरा-छोरीहरू जन्मे।
- 16 एबेर चौतीस वर्षको भएपछि तिनको एउटा पेलेग नाउँका छोरो जन्मियो।
- 17 पेलेग जन्मेपछि पनि एबेर चार सय तीस वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू जन्मे।
- 18 पेलेगको उमेर तीस वर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो।
- 19 रऊ जन्मेपछि पेलेग अर्को दुइ सय नौ वर्षसम्म बाँचे अनि यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।
- 20 रऊको उमेर बत्तीस वर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो।
- 21 सरूगको जन्म पछि रऊ अर्को दुई सय सात वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।
- 22 सरूगको उमेर तीस वर्ष पुग्दा तिनको नाहोर नाउँको छोरो जन्मियो।
- 23 नाहोर जन्मेपछि पनि सरूग दुइ सय वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।
- 24 नाहोरको उमेर उन्तीस वर्ष पुग्दा तिनको तेरह नाउँको छोरो जन्मियो।
- 25 तेरह जन्मेपछि पनि नाहोर एक सय उन्नाइस वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।
- 26 तेरहको उमेर सत्तरी वर्ष पुग्दा तिनका अब्राम, नाहोर र हारान नाउँका छोराहरू जन्मे।

तेरहको पारिवारिक इतिहास

- 27 तेरह परिवारको इतिहास यही हो। तेरह अब्राम, नाहोर र हारानका बुबा थिए। हारान लुतका बुबा थिए।
- 28 हारान बाबेलको उरमा मरे अनि त्यस समय तिनका बुबा तेरह जीवित नै थिए।
- 29 अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए।
- 30 साराईबाट कुनै सन्तान भएन कारण ऊ बाँझी थिईन।
- 31 तेरहले आफ्नो छोरो अब्राम, उसको नाति लुत, बुहारी साराई-अब्रामकी पत्नी, लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिडे। तर तिनीहरू हारानसम्म गई त्यही बसो-बास गर्न थाले।
- 32 तेरह दुइ सय पाँच वर्षसम्म बाँचेर हारानमा मरे।

12

परमेश्वर अब्रामलाई बोलाउनु हुन्छ।

- 1 परमप्रभुले अब्रामलाई भन्नुभयो,
- “तिम्रो देश र तिम्रा मानिसहरूलाई छोड,
 र मैले देखाएको देशमा जाऊ।
- 2 म तिम्रीलाई आशीर्वाद दिनेछु,
 तिमीबाट महान राष्ट्र बनाएर
 प्रसिद्ध बनाउनेछु।
- तब मानिसहरूले अरूलाई आशीर्वाद दिएँ
 तिम्रो नाउँ लिनेछन्।
- 3 म तिम्रीलाई आशीर्वाद दिने मानिसहरूलाई आशीर्वाद दिनेछु,

अनि तिमीलाई सराप दिनेहरूलाई सराप दिनेछु।
पृथ्वीमा सबै मानिसहरूलाई आशीर्वाद दिनका लागि
म तिमी नार्छु प्रयोग गर्नेछु।”

अब्राम कनान जान्छन्

4 यसर्थ अब्रामले परमप्रभुले भन्नु भए अनुसार नै हारान छोडे अनि लूत तिनीसित गए। जब अब्रामले हारान छोडे त्यस समय तिनी पचहत्तर वर्ष पुगेका थिए।

5 अब्रामले आफ्नी पत्नी साराई, उसको भतिजो लूत, आफूसित भएका कमारा-कमारीहरू र हारानमा आफ्नो जे जति थियो लिएर कनान गए।

6 अब्राम कनान देशको शकेमसम्म गए अनि मोरेमा ठूलो रूख भएको ठाउँ सम्म पुगे। त्यस समयमा कनानी मानिसहरू त्यस ठाउँमा बस्थे।

7 त्यहाँ परमप्रभु अब्रामको अघि प्रकट हुनुभयो अनि भन्नुभयो, “म तेरो सन्तानहरूलाई (अनि अरू कसैलाई पनि होइन) यो भूमि दिनेछु।”

अब्रामले त्यस ठाउँमा जहाँ परमप्रभु तिनी अघि प्रकट हुनु भएको थियो। पूजाको निम्ति वेदी बनाए।

8 त्यसपछि अब्रामले त्यस ठाउँ छाडी बेटेलको पूर्वको पहाडतिर यात्रा गरे अनि तिनले त्यही आफ्नो पाल बनाए। त्यस ठाउँबाट बेटेल पश्चिममा थियो र ऐ शहर पूर्वमा पर्थ्यो। तिनले त्यस ठाउँमा परमप्रभुको निम्ति वेदी बनाए अनि परमप्रभुको उपासना गरे।

9 तब अब्रामले यहूदाको दक्षिणी मरुभूमि इलाका नेगेबपट्टि आफ्नो यात्रा शुरू गरे।

अब्राम मिश्रमा

10 त्यस समय त्यहाँ अनिकाल चलिरहेको थियो। त्यहाँ अनिकाल अत्यन्तै भएकोले तिनी केही समयको निम्ति मिश्र देशतिर लागे।

11 तिनी मिश्र देशमा पसु मात्र लागेका थिए, तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, म जान्दछु तिमी सुन्दरी नारी छौ।

12 जब मिश्र देशीहरूले तिमीलाई देखेछन् तिनीहरूले भन्नेछन् त्यो स्त्री मानिस मेरी पत्नी हुनु पर्छ र तिनीहरूले मलाई मार्नेछन्। तर तिमीलाई जीवित राख्नेछन्।

13 यसकारण दया गरी तिनीहरूलाई भनी देऊ तिमी मेरी बहिनी हो, यदि तिमीले यसो भन्यौ भने, त्यो मेरो निम्ति राम्रो हुन सक्छ अनि तिमी कारणले म बाँच्नेछु।”

14 अब्राम मिश्र देश भित्र पसे अनि त्यहाँका मानिसहरूले साराईलाई सुन्दरी देखे।

15 केही मिश्र देशी अधिकारीहरूले राजा फिरऊनलाई साराईको सुन्दरताको विषयमा सुनाए। तिनीहरूले साराईलाई फिरऊनकहाँ लगे।

16 फिरऊनले अब्रामसित राम्रो व्यवहार गरे कारण तिनलाई फिरऊनले साराईको भाइ सम्झे अनि उनले अब्रामलाई भेडा, गाई-वस्तु, गधा तथा पुरूष अनि महिला सेवकहरू र ऊँटहरू पनि दिए।

17 फिरऊनले अब्रामकी पत्नी साराईलाई राखेकोले परमप्रभुले फिरऊन र उसको परिवारमाथि कष्टदायक रोगहरू पठाउनु भयो।

18 यसर्थ फिरऊनले अब्रामलाई बोलाए भने, “तिमीले मेरो निम्ति एकदमै नराम्रो काम गर्यौ तिमीले साराईलाई तिमी पत्नी भनी बताएनौ। किन?

19 तिमीले तिमी बहिनी भन्यौ। किन तिमीले त्यस्तो कुरा गर्यौ। यसैकारण मैले साराईलाई आफ्नी पत्नी होस् भनेर राखे। तर अब म तिमी पत्नी तिमीलाई नै फर्काउँछु र उसलाई लिएर तिमी जाऊ।”

20 त्यसपछि फिरऊनले आफ्ना मानिसहरूलाई अब्रामलाई मिश्रदेशबाट बाहिर पठाउने आज्ञा दिए। यसर्थ अब्राम र तिनकी पत्नी तिनीहरूसित भएका सबै मानिसहरू नयाँ अरू कुराहरू लिएर त्यहाँबाट प्रस्थान गरे।

13

अब्राम कनान फर्के

1 अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसँग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे।

2 यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घैरे गाई-वस्तु र घैरे सुन-चाँदीहरू थिए।

3 अब्रामले नेगेब पार गरे अनि बेटेल गए अनि त्यो स्थान बेटेल अनि ऐ शहरहरूको बीचमा आइपुगे।

4 त्यहाँ पाल बनाएका थिए अनि वेदी पनि बनाएका थिए। यसर्थ अब्रामले त्यहाँ परमप्रभुलाई उपासना गरे।

अब्राम अनि लूत छुट्टिए

5 त्यस समयमा लूत पनि अब्रामसित यात्रा गरिरहेको थियो अनि तिनीसँग पनि पशुहरू र पालहरू धेरै नै थिए।

6 अब्राम र लूतसित यति धेरै पशुहरू र सरसमानहरू भएकाले जग्गाको अभावले तिनीहरूलाई एकैठाउँ सग्री बस असम्भव भयो।

7 त्यसै समयमा त्यस भूमिमा कनानी परिज्जी मानिसहरू पनि बस्थे। अब्राम र लूतका गोठालाहरू एक-अर्कासँग झगडा गर्न थाले।

8 यसर्थ अब्रामले लूतलाई भने, “हामीहरू सबै दाज्यू-भाइहरू हौं, यसर्थ तँ र म अथवा तेरा मानिसहरू र मेरा मानिसहरू भनेर झगडा हुनु हुँदैन।

9 हामी अलग-अलग बसौ र तँ आफ्नो इच्छा अनुसार ठाउँ रोज, यदि तँ देखेतिर गइस् भने म दाहिने तिर जानेछु र यदि तँ दाहिनेतिर गइस् भने म देब्रेतिर जानेछु।”

10 लूतले भूमि खोजे अनि यर्दन नदीको बेसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंस पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेसी परमप्रभुको बगैँचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।)

11 यसर्थ लूतले आफू बस्नको निम्ति यही भूमि रोजे र ती दुइ व्यक्तिहरू छुट्टिए अनि लूतले पूर्वतिर यात्रा शुरू गरे।

12 अब्राम कनान भूमिमा रहे भने लूत बेसीको शहरहरूमात्र बसे। लूत सदोमतिर निकै पर दक्षिणपट्टी गए अनि त्यही आफ्नो पाल बनाए।

13 सदोमका मानिसहरू परमप्रभुको नजरमा अत्यन्तै दुष्ट थिए।

14 लूत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो वरिपरि हेर, उत्तर, दक्षिण पूर्व, पश्चिमतिर हेर।

15 किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिमी आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिमी भूमि हुनेछ।

16 म तिमी सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिँदैन अनि त्यसैतै प्रकारले तिमी सन्तानहरूलाई गन्न सकिने छैन।

17 यसर्थ अघि बढ, आफ्नो सम्पूर्ण भूमिमा हिंड किनभने मैले यो तँलाई दिएको छु।”

18 यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनामा माग्ने फँलाटका रूखहरू भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।

14

लूतको कैद

- 1 शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्ला ओमेर, तिदाका राजा गोयीम थिए।
- 2 यी सबै मिलेर सदोमका राजा बेरा, गमोराका राजा विशा अदमाका राजा शिनब, सबोयीमका राजा शेमेबर र बेलाका राजसित युद्ध लडे। (बेलालाई सोअर पनि भनिन्छ)।
- 3 यी सब राजाहरूले आफ्ना-आफ्ना सेनाहरू सिद्धीमको बेसीमा भेला पारे। (वर्तमान खाराको समुद्र नै सिद्धीमको बेसी हो)।
- 4 यी राजाहरूले राजा कदोर्लाओमेरलाई बाह्र वर्षसम्म सेवा गरेका थिए तर तेह्रौँ वर्षमा यी सब राजाहरूले तिनको विरुद्ध विद्रोह गरे।
- 5 यसर्थ राजा कदोर्लाओमेर अरू राजाहरूसित मिले जो उनको समर्थनमा थिए, तिनीहरूसित युद्ध गर्न आए। राजा कदोर्लाओमेर र तिनका सहयोगीहरूले अस्तरो कर्णोममा रपाईंलाई पराजित गरे। तिनीहरूले हाममा जूजी मानिसहरू, शावे-कियाँमा एमीमका मानिसहरूलाई परास्त गरे।
- 6 अनि तिनीहरूले सेईर एल्पारान पहाडी इलाकामा बसो-बास गर्ने होरीत मानिसहरूलाई पराजित गरे। (एल्पारान मरुभूमि नजिक छ)।
- 7 त्यसपछि राजा कदोर्लाओमेर एनमिशपात (कादेश) फर्किए अनि हस्सोन्तामारमा बोसो-बास गर्ने अमालेकी अनि अमोरीहरूलाई परास्त गरे।
- 8 त्यस बेला सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका राजाहरू मिले अनि तिनीहरूको शत्रुसित सिद्धीमको बेसीमा युद्ध गर्न भनी गए।
- 9 तिनीहरूले एलामका राजा कदोर्लाओमेर, गोडमका राजा तिदाल, शिनारका राजा अम्रापेल अनि एल्लासारका राजा अर्योकसित युद्ध लडे। अतः पाँच जना राजाहरूको विरुद्धमा चार जना राजाहरू थिए।
- 10 सिद्धीमको उपत्यकामा धेरै अलकन्राका खाल्डाहरू थिए। सदोम र गमोराका राजाहरू आफ्नो सेनाहरू समेत भागे। धेरै सेनाहरू ती खाल्डाहरूमा परे। तर रहेका सेनाहरू पहाडी अञ्चलतिर भागे।
- 11 शत्रुहरूले सदोम अनि गमोराको सबै सम्पत्ति अनि तिनीहरूको सबै खाद्य पनि लगेर गए।
- 12 तिनीहरूले अब्रामको दाज्युको छोरा लूतसँगै उसको सबै सम्पत्ति लगे
- 13 लूतका मानिसहरूमा एकजना जो कैद भएको थिएन र हिब्रू अब्राम भएको ठाउँमा गएर के भएको थियो वृतान्त दियो। त्यस समय अब्राम एशकोल र अनेर एपोरीको मग्नेको फलौटको रूखहरू नजिकै बसेका थिए। तिनीहरूले एक-अर्कामा सहायता गर्नु भनी एउटा सम्झौतामा सही गरेका थिए। अनि तिनीले अब्रामलाई पनि सहायता गर्ने सम्झौता सही गरे।

लूतको छुटकारा

- 14 जब अब्रामले लूत पक्राउ परेको समाचार पाए तिनले आफ्नो सम्पूर्ण परिवारलाई बोलाए। आफ्नो परिवार भित्रका तीन सय अठ्ठार जना प्रशिक्षित सेनाहरू लिई तिनी दानसम्म शत्रुहरूलाई खेद्वै गए।
- 15 शत्रुहरूमाथि आक्रमण गर्न तिनले आफ्नो सेनाहरूलाई राती दल दलमा भाग गरी दमीसकसको उत्तर दिशामा पर्ने होबासम्म खेदेर तिनीहरूलाई परास्त पारे।
- 16 अब्रामले आफ्नो भतिजो लूत र उसको सम्पत्ति, स्त्रीहरू र अरू कैदीहरू दुबै फर्काएर ल्याए।
- 17 कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूलाई पराजित गरेपछि अब्राम आफ्नो घर फर्के। जब तिनी घर आए सदोमका राजा तिनलाई भेट्न शाबेको बेसीमा आए। यस ठाउँलाई ऐले राजाको बेसी भनिन्छ।

मल्कीसेदेक

- 18 शालेमका राजा पनि मल्कीसेदेक रोटी र दाखरस लिएर अब्रामसित भेट्न आए। तिनी सर्वोच्च परमेश्वरको पूजाहारी थिए।
- 19 मल्कीसेदेकले अब्रामलाई आशीर्वाद दिएर भने:

“जुन परमेश्वरले पृथ्वी र स्वर्ग बनाउनु भयो,

सर्वोच्च परमेश्वरले अब्रामलाई आशीर्वाद दिऊन्।

- 20 अनि हामी सर्वोच्च परमेश्वरलाई धन्यवाद दिन्छौं।
परमेश्वरले तिम्रा शत्रुहरूलाई परास्त पार्न तिम्रीलाई सहायता गर्नु भयो।”

अब्रामले आफूले युद्धमा पाएको प्रत्येक चीजको एक-दशांश मल्कीसेदेकलाई दिए।

- 21 तब सदोमका राजाले अब्रामलाई भने, “तिमीले सब चीजहरू आफ्नै निम्ति राख्न सक्छौं। मलाई केवल कैद गरिएका शत्रुहरू फर्काई देऊ।”
- 22 तर अब्रामले सदोमका राजालाई भने, “म सर्वोच्च परमेश्वरसित जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, प्रतिज्ञा गरेको छु।
- 23 मैले प्रतिज्ञा गरेको छु कुनै पनि चीज जो तिम्रो हो म लिदिन, यहाँसम्म एक टुक्रा धागो अथवा जुताको फिता पनि म लिदिन, म तिमीलाई भन्ने मौका दिदिन, ‘अब्रामलाई मैले धनी बनाए।’
- 24 म मात्र त्यो ग्रहण गर्नेछु जो ती जवान मानिसहरूले खाए। तर तिमीले ती अन्य मानिसहरूको भाग तिनीहरूलाई नै दिनु पर्छ। हामीले युद्धमा जितेर ल्याएका चीजहरू ग्रहण गर अनि त्यसबाट अनेर, एशकोल र मग्नेलाई तिनीहरूको हिस्सा देऊ। तिनीहरूले मलाई युद्धमा सहायता गरेका थिए।”

15

अब्रामलाई परमेश्वरको कुरा

- 1 यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमेश्वरबाट दर्शनद्वारा केही संदेशहरू आए। परमेश्वरले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”
- 2 अब्रामले भने, “हे परमेश्वर परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिदा मलाई खूशी पार्ने केही छैन। किन? किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउनेछ।”
- 3 अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मा सम्पत्ति पाउनेछ।”
- 4 त्यसपछि परमेश्वरले अब्रामसित कुरा गर्नु भयो। परमेश्वरले भन्नुभयो, “तिमीसँग भएको सम्पत्ति त्यो कमाराले पाउँदैन। तिम्रो आफ्नै छोरो जन्मनेछ। अनि तिम्रो सम्पत्तिको उत्तराधिकारी उही तिम्रो छोरो हुनेछ।”
- 5 त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्छौ गन्नु सक्नेनै। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।”
- 6 अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे।

7 परमेश्वरले अब्रामलाई भन्नुभयो, “म उही परमप्रभु हुँ जसले तिमीलाई कल्दीहरूको ऊखाट ल्यायो। मैले यसो गर्नुको तात्पर्य तिमीलाई यो भूमि दिनु हो, यो भूमि तिमीले ग्रहण गर्नेछौ।”

8 तर अब्रामले भने, “हे परमप्रभु मेरा मालिक, यो भूमि मैले नै पाउनेछु भनी म कसरी थाहा पाउन सक्छु?”

9 परमेश्वरले अब्रामलाई भन्नुभयो, “हामी एउटा करार गर्नेछौं। एउटा तीन वर्षको कोरली, त्यसरी नै तीन वर्ष पुगेको बाखा अनि तीन वर्ष पुगेको एउटा भेडा ल्याऊ। अनि एउटा ढुकुर र एउटा परेवाको बच्चा पनि ल्याऊ।”

10 परमेश्वरको निम्ति अब्रामले यी सबै कुराहरू ल्याएर यी सबै कुराको बलि चढाई ती सबलाई दुई-दुई टुक्रा पारे। तब अब्रामले प्रत्येक आधा भागलाई अर्को आधा भाग माथि तैर्याए। तर तिनले पंक्षीहरूलाई टुक्रा पारेनन्।

11 पछि, ती पशुको मासु खान टूला-टूला पंक्षीहरू उडेर आए तर अब्रामले तिनीहरूलाई धपाए।

12 पछि सूर्य अस्ताउन लाग्दा अब्रामलाई सङ्घै निन्द्रा लाग्यो। चुक झै कालो अन्धकारले उसलाई चौर तिरबाट घेर्यो।

13 तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “तैले यो निश्चय जान्नु पर्छ, तिम्रा सन्तानहरू विदेशी हुनेछन्, तिनीहरू त्यस धर्तीमा जानेछन् जो तिनीहरूको होइन, तिनीहरू त्यहाँ कमारा-कमारीको रूपमा चार सय वर्षसम्म सेवा गर्नेछन् अनि तिनीहरूसित धेरै खराब व्यवहार गरिनेछ। चार सय वर्षसम्म तिनीहरूले धेरै दुर्व्यवहार र अन्याय सहनु पर्नेछ।

14 म त्यो जाति जसले तिम्रा सन्तानहरूलाई कमारा-कमारी बनाए तिनीहरूको न्याय गर्नेछु अनि जब तिमीपछि आउने तिम्रा सन्तानहरूले त्यो देश छोड्नेछन्, तिनीहरूले आफूसित धेरै राम्रा चीजहरू ल्याउँछन्।

15 “तर जहाँसम्म तेरो कुरा छ, तँ मनगो बाँच्नेछस्। तँ शान्तिपूर्वक मर्नेछस् अनि तँ त्यही गाडिनेछस् जहाँ तेरा पिता-पुर्खाहरूलाई गाडिएको थियो।

16 चार पुस्तापछि तिम्रा सन्तानहरू यही देशमा फर्केर आउनेछन् र तिनीहरूले एमोरीहरूलाई हराउँनेछन्। यहाँ बस्ने एमोरीहरूलाई सजाय भोग लगाउन म ती किम्रा सन्तानहरूलाई प्रयोगमा ल्याउनेछु। यी सब कुराहरूपछि हुन्छ कारण ती एमोरीहरू अहिले सजाय पाउनुको निम्ति त्यति नराम्रो भई सकेका छैनन्।”

17 जब सूर्य अस्तायो, अत्यन्तै अन्धकार छायो। बलि चढाई मारिएका पशुहरू दुइ-दुइ टुक्रामा अहिलेसम्म जमीनमा लडिरहेको थिए। त्यही समयमा धुँवाको मुस्तो जसमा बल्दै गरेको ज्वाला थियो ती मारेर टुक्रा पारिएको पशुहरू बीचबाट गए।

18 यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घर्ती दिनेछु।

19 तिनीहरूलाई म मिश्रको नदीदेखि यूफ्रेटिस महानदीसम्म केनी कदमोनी, कनज्जी,

20 हिती, परिज्जी, रपाईं,

21 एमोरी कनानी, गिगिशी तथा यबूसी दिनेछु। यो सम्पूर्ण भूमि मिश्रको नदी अनि यूफ्रेटिस नदीको माझमा पर्छ।”

16

हागार कमारी स्त्री

1 साराई अब्रामकी पत्नी थिइन्, तर ती दुइ जनाको कुनै सन्तान भएन। साराईकी एउटी कमारी थिई, जसको नाउँ हागार थियो त्यो मिश्रकी थिई।

2 साराईले आफ्नो लोभलाई भनी, “परमप्रभुले मलाई कुनै सन्तान दिनु भएन। यसर्थ मेरी कमारीसित तपाईंले सहवास गर्नुहोस् अनि म त्यस कमारीबाट जन्मेको नानीलाई मेरो आफ्नै नानी मान्नेछु।” अब्रामले आफ्नी पत्नीको सल्लाह माने।

3 यो घटना अब्राम कनानमा दशवर्षसम्म बसे पछिको हो। साराईले अब्रामलाई आफ्नो कमारी राख्ने अनुमति दिई हालिन्। (हागार साराईको मिश्र देशकी कमारी थिई)

4 हागारले अब्रामको गर्भ धारण गरी। जब उनले चाल पाई उनले गर्भ धारण गरी ऊ घमण्डले फुलिइ अनि अनुभव गरी ऊ साराई उसको मालिकनीभन्दा असल हो।

5 तर साराईले अब्रामलाई भनिन्, “मेरी कमारीले मलाई घृणा गर्छे। यसको निम्ति म तपाईंलाई जिम्मावार ठहराउँछु। मैले तपाईंलाई आफ्नी कमारी दिएँ र त्यसले गर्भ धारण गरी। तब उनले आफूलाई म भन्दा असल हुँ भन्ने गर्छे। म चाहन्छु परमप्रभुले हामी दुइ बीच ठीक न्याय गरुन्।”

6 तर अब्रामले साराईलाई भने, “तिमी हागारकी मालिकनी हौ र तिमीले उसलाई जे इच्छा लाग्छ त्यही गर्न सक्छौ।” यसर्थ साराईले हागारलाई सजाय दिई अनि हागार भागी।

हागारको छोरो इश्माएल

7 परमप्रभुको स्वर्ग दूतले हागारलाई मरुभूमिमा पानीको स्रोतनेर भेटे। त्यो पानीको स्रोत शर जाने बाटोभित्र थियो।

8 स्वर्गदूतले हागारलाई भने, “हागार तिमी साराईकी दासी हौ, तिमी किन यहाँ छौ? तिमी कहाँ जाँदैछौ?”

हागारले भनी, “म साराईदेखि भाग्दैछु।”

9 परमप्रभुका स्वर्गदूतले हागारलाई भने, “साराई तिम्री मालिकनी हुन्, जाऊ फर्केर अनि तिनको आज्ञा पालन गर।”

10 स्वर्गदूतले पनि भने, “म तिम्रा सन्तानहरू यति सम्म बढाउनेछु तिनीहरूलाई गन्न सकिँदैन।”

11 परमप्रभुका दूतले यसो पनि भने,

“हागार अहिले तिमी गर्भवती छौ,

अनि तिमीले छोरो जन्माउने छौ।

तिमीले उसको नाउँ इश्माएल राख्ने छौ,

किनभने तिमीलाई कृप्यवहार गरिएको छ जो परमप्रभुले सन्तु भएको छ र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ।

12 इश्माएल स्वतन्त्र

र जङ्गली गधा झै हुनेछ,

ऊ सबैको विस्डूमा जानेछ,

अनि सबै व्यक्तिहरू उसको विस्डूमा आउनेछन्।

ऊ एउटा भूमिबाट अर्को भूमिमा जानेछ,

उनले आफ्नो आफन्तहरूको नजिक पाल हाल्नेछ तर तिनीहरूको विस्डूमा जानेछ।”

- 13 परमप्रभुले हागारले कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिनु, “तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।” यसैकारण उनले भनिनु, किनभने उनले विचार गरिनु, “उनले सौँचै त्यहाँ परमप्रभुलाई देखिनु जसले उसको हेरचाह गर्नु हुँदै थियो।”
- 14 यसैले त्यस पानीको स्रोतको नाउँ बेर-लहै-रोइ राखियो। त्यो स्रोत कादेश र बेरेदको बीचमा छ।
- 15 हागारले अब्रामको छोरो जन्माइन अनि अब्रामले छोरोको नाउँ इश्माएल राखे।
- 16 इश्माएललाई हागारले जन्म दिदा अब्राम छयासी वर्ष पुगेका थिए।

17

खतना करारको प्रमाण

- 1 जब अब्राम 99 वर्ष पुगे परमप्रभु तिनी सामु प्रकट हुनुभयो। परमप्रभुले भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ। मसित सही पथ अनुशरण गर।
- 2 यदि तिमिले यसो गर्छौं, म हामीबीच एउटा करार तयार पार्नेछु। म तिम्रा सन्तानहरू व्यापक संख्यामा बढाउनेछु।”
- 3 तब अब्राम परमेश्वरअधि नतमस्तक भए र परमेश्वरले तिनलाई भन्नुभयो।
- 4 “यो हाम्रो करारमा मेरो भाग हो। म तिम्रीलाई धेरै-धेरै जाति-समूहहरूको पिता बनाउनेछु।
- 5 तिम्रो नाउँ अब्राम रहने छैन-तिम्रो नाउँ अब्राहाम हुनेछ। म तिम्रीलाई यो नाउँ राख्नेछु कारण तिम्रीलाई म धेरै-धेरै जाति-समूहहरूको पिता बनाउँदैछु।
- 6 म तिम्रीलाई धेरै-धेरै सन्तानहरू दिनेछु। नयाँ राष्ट्र र राजा तिम्रीबाट नै बनिनेछन्।
- 7 म तिम्रो र मेरो बीचमा एक करार तयार बनाउँछु जुन करार तिम्रा सन्तानहरूको निम्ति पनि हुनेछ। म तिम्रो र तिम्रा सबै सन्तानहरूको परमेश्वर रहनेछु। यो करार सधैंको निम्ति रही रहनेछ।
- 8 अनि म तँ र तेरा सन्तानहरूलाई यो भूमि दिनेछु। म तलाई कनानको सम्पूर्ण भूमि दिनेछु जसमा तँ अहिले विदेशी छस्। म यो भूमि सधैंका लागि दिँदैछु अनि तेरो परमेश्वर हुन्छु।”
- 9 अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “अब, यो चाहिँ करारको तिम्रो भाग हो। अनि तिम्रा सन्तानहरूले यो मेरो करार पालन गर्नेछन्।
- 10 तेरो र मेरो बीचको करार यही हो अनि यो सब तिम्रा सन्तानहरूको निम्ति हो। सबै छोरालाई खतना गराउनु पर्छ।
- 11 तेरो र मेरो बिचमा भएको करार तैले पालन गरेको देखाउनका लागि छाला काट्नेछस्।
- 12 जब केटो आठ दिनको हुन्छ, तैले उसको खतना गर्नु पर्छ। तेरो घरमा जन्मिने कमाराको प्रत्येक केटो अनि विदेशीहरूबाट किनेका सबै पुरुष कमाराहरूलाई पनि खतना गर्नु पर्छ।
- 13 यसरी तिम्रो जातिमा जन्मेको प्रत्येक केटाहरूको खतना भएको हुनु पर्छ। प्रत्येक केटाहरूको खतना भएको हुनु पर्छ। प्रत्येक केटो जो तिम्रो जाति-समूहमा जन्मिन्छ र प्रत्येक कमारा जो तिम्रो जाति-समूहमा ल्याइन्छ उसको खतना गरिनु पर्छ।
- 14 जुन मानिसको खतना गरिदैन, त्यसलाई बहिष्कृत गरिनु पर्छ किनभने यो मेरो करार हो जसलाई उनले उल्लंघन गरेको छ।”

इसहाक-प्रतिज्ञाका पुत्र

- 15 परमेश्वरले अब्राहामलाई भन्नुभयो, “म साराईलाई नयाँ नाउँ दिनेछु अनि तिम्री पति साराईको नयाँ नाउँ सारा हुनेछ।
- 16 म उसलाई आशीर्वाद दिनेछु। म उसलाई एउटा छोरा पनि दिनेछु अनि तँ छोराको बुबा हुनेछस्। तिनी धेरै राष्ट्रहरूको आमा हुनेछिन् अनि उबाट धेरै राजाहरू जन्मिनेछन्।”
- 17 परमेश्वरलाई सम्मान दर्शाउन अब्राहाम जमीनतिर मुख गरी घोप्टो भए। तर तिनले हाँसेदैं आफैसित भने, “म एक सय वर्षको भएँ, अब म छोरा जन्माउन सकिन। अनि सारा पनि नब्बे वर्षकी भई र उनले नानी जन्माउन सकिन।”
- 18 तब अब्राहामले परमेश्वरलाई भने, “म आशा गर्छु इश्माएल जीवित रही तपाईंको सेवा गर्नेछु।”
- 19 परमेश्वरले भन्नुभयो, “होइन। मैले भनी सक्ँ तिम्री पत्नी साराले एउटा छोरो जन्माउनेछिन् जसको नाउँ तिमिले इसहाक राख्नेछौ। म त्यो सित करार गर्नेछु। त्यो करार त्यस्तो हुनेछ उसका सबै सन्तानहरूसित सधैंको निम्ति बाँचिरहने छ।”
- 20 “तैसै इश्माएलको कुरा गरिस अनि मैले त्यो सुनें। म उसलाई आशीर्वाद दिन्छु। उसको धेरै सन्तानहरू हुनेछन् अनि तिनी बाह्रजना महान राजकुमारहरूको पिता हुनेछन् र तिनको परिवारहरूबाट एउटा महान राष्ट्र बनिनेछ।
- 21 मेरो करार इसहाकसित गर्नेछु। इसहाक साराको छोरो हुनेछ। त्यो छोरो अर्को वर्ष यही समयमा जन्मिनेछ।”
- 22 परमेश्वर अब्राहामसित कुरा गरिसकेपछि स्वर्गमा जानु भयो।
- 23 परमेश्वरले अब्राहामलाई सबै पुरुष मानिसहरूको खतना गर्नु भनेको हुनाले तिनले इश्माएल र तिनको घरमा भएका सबै कमाराहरूलाई सगै भेला गराए। अब्राहामले बाहिरबाट किनेर ल्याइएका कमाराहरूलाई पनि सगै भेला गराए। अब्राहामको घरमा भएका सबै पुरुषहरूलाई भेला गराए अनि तिनीहरूको खतना गरियो। अब्राहामले तिनीहरूलाई त्यही दिन खतना गराए जुन दिन परमेश्वरले भन्नु भएको थियो।
- 24 जब खतना गरियो अब्राहाम उन्नयस वर्षका र
- 25 तिनको छोरो इश्माएल तेह्र वर्षका थिए।
- 26 तिनको छोरो इश्माएल र तिनको एकै दिन खतना गरियो।
- 27 त्यही दिन अब्राहामको घरमा जन्मेका कमाराहरू र किनेर ल्याइएका कमाराहरूको पनि खतना गरियो।

18

तीनजना पाहुनाहरू

- 1 पछि फेरि परमप्रभुले अब्राहामलाई दर्शन दिनु भयो। अब्राहाम मग्रेको फलौँटको रूखको नजिक बस्दै थिए। एकदिन, दिउँसो एकदमै गर्मीको समयमा अब्राहाम पालको ढोकामा बसेका थिए।
- 2 अब्राहामले आँखा उठाएर हेरे र उनले तीन जना पुरुषहरूलाई आफ्नो अगाडि उभिएको देखे। जब तिनले तिनीहरूलाई देखे तिनी तिनीहरूको सामु गए अनि नमस्कार गरे।
- 3 अब्राहामले तिनीहरूलाई भने, “हे मेरा महाशय म हज्रको दाससित केही बेर बसु होस्।
- 4 म तपाईंको पाउ धुनको निम्ति पानी लिएर आउँछु। तपाईंहरू रूखमुनि विश्राम गर्नुहोस्।
- 5 म तपाईंहरूको निम्ति केही रोटी ल्याउँछु र तपाईंहरूको इच्छा अनुसार खान सक्नु हुन्छ। त्यसपछि तपाईंहरू आफ्नो गन्तव्य स्थानतिर प्रस्थान गर्न सक्नु हुन्छ।”
- तीनजनाले भने, “यो अति नै असल कुरो हो र तपाईं जस्तो ठीक सम्झनु हुन्छ त्यही गर्नुहोस्।”

- 6 अब्राहाम लगते पालभित्र पसे र सारालाई भने, “चाडो गरी मिहिन पीठोको तीनवटा रोटी बनाऊ।”
 7 तब फेरि अब्राहाम झट्टारिएर गाई-गोरूहरूको बथानतिर गई एउटा खाईलागदो असल बाछो ल्याएर झट्टै त्यसलाई मारी भोजन बनाउन नोकरलाई अह्राए।
 8 अब्राहामले ती तीन जनालाई मासुको परिकार, केही दही र दूध टकायाए। जब तिनीहरू रूखमुनि बसेर खान लागे अब्राहाम तिनीहरूको नजिक त्यही उभिरहे।
 9 ती तीनजना मानिसहरूले अब्राहामलाई सोधे, “तिम्री पत्नी सारा कहौं छिन्?”
 अब्राहामले उत्तर दिए, “तिनी भित्र पालमा छिन्।”
 10 तब परमप्रभुले भन्नुभयो, “म फेरि वसन्त ऋतुमा आउनेछु। त्यस समयमा तिम्री पत्नी साराले छोरो जन्माएकी हुनेछिन्।”
 साराले पालबाट यी सब कुराहरू सुनिरहेकी थिइन्।
 11 अब्राहाम र सारा निकै वृद्ध भइसकेका थिए। साराको सन्तान जन्मिने समय बितिसकेको थियो।
 12 यसर्थ उनले जे सुनिन त्यो विश्वास गरिर्नन्। तिनी आफू एकलै हौंसिन र भनिन्, “म र मेरा पति दुवै वृद्ध भइसकेका छौं मेरो गर्भधारण गर्ने समय बितिसकेको छ।”
 13 तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “किन सारा हौंसिन् र भन्छिन् उमेरले गर्दा तिनी गर्भधारण गर्न असमर्थ भएकी छिन।
 14 के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।”
 15 तर साराले आफू, “नहोसिको कुरो भनिन्।” तिनले डराएर त्यसो भनेकी हुन्।
 तर परमप्रभुले भन्नुभयो, “होइन। तिमीले जे भन्थौ त्यो सोंचो होइन। तिमी सोंचै हौंस्यौ।”
 16 तब ती मानिसहरू जानका लागि तर्खरमा उठे। तिनीहरूले सदोमतर्फ हेरे अनि त्यही दिशातर्फ हिडे। अब्राहाम तिनीहरूलाई बाटो देखाउन केही परसम्म गए।

परमेश्वरसित अब्राहामको अन्तर्बिन्ती

- 17 परमप्रभुले आफैलाई भन्नुभयो, “के म अब के गर्नेछु अब्राहामलाई भन्नुं?
 18 अब्राहाम एउटा महान र शक्तिशाली जाति बनिनेछन् अनि पृथ्वीका सबै मानिसहरू तिनको कारणले आशिष पाउनेछन्।
 19 म अब्राहामसित राम्रो सम्बन्ध राख्न आएकोछु जसले गर्दा उ आफ्ना नानीहरू अनि सन्तानहरूलाई सही र स्वच्छ के हो त्यो गर्न सिकाउन सक्छ ताकि तिनीलाई जे प्रतिज्ञा गरेको छ त्यो हुन दिन्छु।”
 20 तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू सधैं दुष्ट छन्।
 21 म त्यहाँ जान्छु अनि हेर्छु मानिसहरू जस्तो मैले सुनेकोछु त्यस्तै छन् कि छैनन्। तब म पक्का जान्नेछु।”
 22 तब ती मानिसहरू फर्के अनि सदोम तर्फ हिडन थाले। तर अब्राहाम परमप्रभुकोअधि उभिए।
 23 तब अब्राहामले परमप्रभुतर्फ बढेर सोधे, “परमप्रभु, के दुष्ट मानिसहरूलाई ध्वंस पार्दा धर्मी मानिसहरूलाई पनि ध्वंस पार्नु हुन्छ?
 24 यदि त्यहाँ पचास धर्मी मानिसहरू छन् भने त्यो शहरलाई नाश गर्नु हुन्छ?
 25 सौँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंस पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन् दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रमाण्डका न्यायशिले जे सही छ त्यही गर्नुहुन्छ।”
 26 तब परमप्रभुले भन्नुभयो, “यदि मैले सदोममा पचास जना असल मानिसहरू पाएँ भने म सम्पूर्ण शहरलाई माफ गर्नेछु।”
 27 तब अब्राहामले भने, “तपाईंको तुलनामा परमप्रभु म धूलो, र खरानी बराबर मात्र हुँ। तर तपाईंलाई विरक्त बनाउँदै म एउटा प्रश्न फेरि गर्न पाउँ 28 के यदि पाँच जना धर्मी मानिसहरू हराए अनि पेटालीस जना मानिसहरू असल छन भने पनि के ती पाँच जानले गर्दा सारा शहर नाश पार्नुहुन्छ?”
 परमप्रभुले भन्नुभयो, “यदि मैले पेटालीस जना धर्मी व्यक्तिहरू पाए भने त्यो शहर नाश पार्ने छैन।”
 29 अब्राहामले फेरि भने, “के यदि चालीसजना त्यहाँ असल भेटीए त्यो शहर नष्ट पार्नु हुन्छ?”
 परमप्रभुले भन्नुभयो, “यदि मैले चालीस जना व्यक्तिहरू असल भेटे त्यो शहर नाश पार्नेछैन।”
 30 तब अब्राहामले भने, “परमप्रभु दया गरी मसंग नरिसाउनु होस्। मलाई यो जान्न दिनु होस् यदि त्यस शहरमा तीस जना व्यक्तिहरू असल भेटे तपाईं के त्यो शहर नष्ट पार्नु हुन्छ?”
 परमप्रभुले भन्नुभयो, “यदि मैले तीस जना व्यक्तिहरू असल भेटे त्यो शहर नष्ट पार्ने छैन।”
 31 तब अब्राहामले सोधे, “म मेरा परमप्रभुलाई विरक्तपार्दै फेरि प्रश्न गर्छु, यदि बीस जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”
 परमप्रभुले उत्तर दिनु भयो, “यदि मैले बीस जना मात्र असल मानिसहरू भेटे म त्यो शहर नष्ट पार्ने छैन।”
 32 तब अब्राहामले भने, “परमप्रभु, दया गरी मसंग नरिसाउनु होला, तर अन्तिम पटक तपाईंलाई विरक्त पार्दै फेरि म प्रश्न राख्न चाहन्छु। यदि तपाईंले दश जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”
 परमप्रभुले भन्नुभयो, “यदि दश जना मात्र पनि असल मानिसहरू भेटे म नाश पार्ने छैन।”
 33 जब परमप्रभुले अब्राहामसित कुरा गरि सक्नु भयो अनि जानु भयो। अनि अब्राहाम आफ्नो घर गए।

19

लूतका पाहुनाहरू

- 1 सौँझमा दुइजना स्वर्गदूतहरू सदोम शहरमा आए। त्यस बेला लूत सदोमको फाटकमा बसिरहेका थिए। लूतले स्वर्गदूतलाई देखेर भेट्न गए। तब लूतले तिनीहरूको सामुन्ने निहुरे दण्डवत् गरे।
 2 तिनले भने, “महाशय, कृपा गरी तपाईंहरूको दासको घरमा गई हात पाऊ धोई रात त्यही बिताउनु होस् र बिहान चाँडै उठी आफ्नो स्थानको लागि बाटोतर्फ प्रस्थान गर्नु होस्।”
 ती स्वर्गदूतहरूले भने, “अहं हामी बाटोमै रात बिताउनेछौं।”
 3 तर लूतले तिनीहरूलाई आफ्नो घर लैजान अत्यन्तै बिन्ती गरे, यसर्थ स्वर्गदूतहरू लूतको घरमा गए। तब लूतले स्वर्गदूतहरूको निम्ति खाना तयार गरे अनि खमीर नहालेको रोटी बनाए र तिनीहरूले खाए।
 4 तिनीहरू सुत्न जानुअघि सदोम शहरका सबै मानिसहरू आएर लूतको घर घेरे।
 5 तिनीहरूले उनलाई बोलाए अनि भने, “राती तिम्रो घरमा आएका दुई मानिसहरू कहाँ छन्? तिनीहरूलाई बाहिर हामी भएकामा ल्याऊ जसले गर्दा तिनीहरूसित हामी संभोग गर्न चाहन्छौं।”

- 6 तब लूत बाहिर निस्केर घरको ढोका लगाए।
 7 त्यसपछि उनले भने, “हे मेरा साथीहरू, कृपा गरी तिनीहरूसित नराम्रो व्यवहार नगर।
 8 सुन, कुनै पुरुषसित सहवास नगरेका मेरो दुई जना छोरीहरू छन्। म तिमीहरूलाई सुमिदिनेछु र आफ्नो इच्छा अनुसार जे गर्न मन लाग्छ तिनीहरूसित गर। तर यी मानिसहरू जो मेरो घरमा आएका छन् तिनीहरूलाई केही नगर, तिनीहरूको रक्षा मैले गर्नु नै पर्छ।”
 9 धेरैका मानिसहरूले भने, “हामीलाई बाटो देऊ! हाम्रो बाटोबाट पर सर।” तब सदोमका ती मानिसहरूले भने, “यी मानिस हाम्रो शहरमा पाहुना भएर आएका हुन् अनि अहिले हाम्रो न्यायाधीश यी को हुन? अब हामी तिमीसित तिनीहरूसित भन्दा अशिश्व व्यवहार गर्ने छौं।” त्यो भीडले लूतमाथि एकसाथ घचेरेर ढोका भत्काएर खोल्ने चेष्टा गरे।
 10 तब ती भित्र भएका मानिसहरूले ढोका उघारे र लूतलाई भित्र ताने र ढोका थुने।
 11 त्यसपछि तिनीहरूले ती बाहिर घर घेरेर बसे सबै बूढा-जवानहरूलाई अन्धा बनाइ दिए। तब तिनीहरूले ढोका खोल्न असमर्थ भए।

सदोमबाट भागे

- 12 तब ती भित्र भएका दुइजना मानिसहरूले लूतलाई भने, “तिम्रो घरमा अरू कोही मानिसहरू छन्? तिम्रा ज्वॉईहरू, छोरा-छोरीहरू अनि जो पनि यस शहरमा छन् भने तिनीहरूलाई शहर छोड्नु भनीदेऊ,
 13 शहर छोड, किनभने हामी यसलाई नाश गर्न लागेका छौं। परमप्रभुलाई यो थाह भएकोछ यो शहर दुष्टहरूले भरिएको छ अनि उहाँले हामीलाई यो शहर नाश गर्न पठाउनु भएको छ।”
 14 तब लूत बाहिर गए अनि आफ्नो ज्वॉईहरूलाई भने, “उठ अनि यो शहर छोडिदेऊ किनभने परमप्रभुले यस शहरलाई नष्ट पार्नु हुँदैछ।” तर उसका ज्वॉईहरूले सोचे उनी ठग्रा गरिरहेका छन्।
 15 अर्को बिहानै उज्यालो हुन लागदा ती स्वर्गदूतहरूले लूतलाई चाँडो गर्न लगाए। तिनीहरूले भने, “हेर, यो शहरलाई दण्ड दिइन्छ। यसर्थ तिम्री पत्नी अनि छोरीहरू जो यहाँ छन् तिनीहरूलाई लिएर शहरबाहिर जाऊ। यसो गरे तिमीहरू यो शहरसितै नष्ट हुने छैनौं।”
 16 तर लूतले शहर छोड्न आनकानी गरे। उनी दोमनामा परे। यसर्थ दुइजना स्वर्गदूतले उनलाई, उनकी पत्नी र छोरीहरूलाई आफ्नो हातले समाते अनि उनीहरूलाई सुरक्षित ठाउँमा लगे। परमप्रभु लूत अनि उनको परिवारप्रति दयालु हुनुहुन्थ्यो।
 17 यसर्थ ती दुई स्वर्गदूतहरूले लूत र उनको परिवारलाई शहरदेखि बाहिर पुर्‍याए। तिनीहरू शहरबाहिर आएपछि एकजना स्वर्गदूतले भने, “अब तिमीहरूले शहरतिर फर्केर नहेर्नु, जीवन सुरक्षाको निम्ति भाग, अनि कुनै ठाउँमा पनि नथामिनु बेसीमा कतै पनि नअडिनु। जबसम्म पर्वतमा पुग्दैनौ तिमीहरू भाग यदि थामियो भने तिमीहरू शहरसितै नष्ट हुनेछौं।”
 18 तर लूतले ती दुई स्वर्गदूतहरूलाई भने, “महाशयहरू हो, यति टाडासम्म भाग मलाई कर नलगाउनु होस।
 19 म यहाँको दासप्रति तपाईंहरू मेरो बचाऊको निम्ति अत्यन्तै दयालु हुनुहुन्छ। तर म यहाँदेखि पर्वतसम्म भागेर जान सक्तिन। यदि म अत्यन्तै ढिलो भएर पर्वतमा पुग्नु नसकेर केही हुनु गए भने? म मर्ने छु।
 20 हेर्नुहोस! यस ठाउँको नजिकै एउटा एकदमै सानो शहर छ र मलाई त्यहाँसम्म मात्र जानु दिनुहोस। म त्यस शहरसम्म भाग्नु सक्छु र सुरक्षित रहन्छु।”
 21 स्वर्गदूतले लूतलाई भने, “हेर, म तिमीलाई त्यसो गर्नु दिनेछु। म त्यो शहरलाई नाश पार्दिन।
 22 तर त्यहाँ छिटो पुग। तिमीहरू त्यस शहर नपुग्नुजेलसम्म म सदोम नाश पार्न सक्तिन।” (सानो शहर हुनाले यसको नाउँ सोअर हो।)

सदोम र गमोराको विनाश

- 23 घाम झल्कँदै गर्दा लूत सोअर शहरभित्र पर्दै थिए।
 24 त्यति बेले परमप्रभुले सदोम र गमोरालाई नष्ट गर्न शुरू गर्नु भयो। परमप्रभुले आकाशबाट आगे र जल्दै गरेको गन्धक त्यहाँ खसाल्नु भयो।
 25 यसरी परमप्रभुले ती शहरहरू नष्ट पार्नु भयो। परमप्रभुले समस्त बेसी उद्भिदहरू र मानिसहरू सबै नष्ट पार्नुभयो।
 26 जब तिनीहरू भाग्दै थिए, लूतकी पत्नीले पछाडी फर्केर शहरलाई हेरिन्। जब उनले फर्केर हेरिन तिनी नूनको थुप्रोमा परिणत भइन।
 27 त्यसै दिन बिहानै अब्राहाम त्यस ठाउँमा गए जहाँ तिनी परमप्रभुको सामुन्ने उभिएका थिए।
 28 अब्राहामले सदोम र गमोरा शहरहरूतर्फ नजर डुलाएर त्यस बेसीको सम्पूर्ण भूमिलाई हेरे। त्यो प्रान्तबाट धूर्वाको मुस्तो गडरहेको तिनले देखे अनि त्यो तिनलाई भयंकर आगोबाट निस्किएको धूर्वा जस्तो लाग्यो।
 29 त्यस बेसीको शहरहरूलाई परमेश्वरले नाश पार्नु भयो। तर परमेश्वरले जब यस्तो गर्नु भयो उहाँले अब्राहामलाई सम्झनु भयो र तिनको भतिजोलाई बचाउनु भयो। लूत बेसीको शहरहरूमा बसो-बास गर्दैथिए तर शहरहरू नष्ट पार्नुअघि परमेश्वरले त्यहाँबाट बाहिर भगाउनु भयो।

लूत अनि तिनका छोरीहरू

- 30 लूत सोअरमा बस्न डराए र आफ्नी दुवै छोरीहरू लिएर पर्वतको ओडारमा बस्न गए।
 31 एक दिन उनका जेठी छोरीले आफ्नो बहिनीलाई भनिन्, “संसारमा कहीं पनि पुरुष र स्त्रीहरू बिबाह गरेर आफ्नो सन्तान उत्पन्न गर्छन। तर हाम्रा पिता बुद्ध भई सकेका छन् अनि यहाँ वरिपरि हामीलाई सन्तान उत्पन्न गर्नका लागि समर्थन गर्ने कोही छैन।
 32 यसर्थ हामीले हाम्रो पितालाई दाखरस पियाएर मताऊं र तिनीसित सम्बन्ध गरौं। यसरी हाम्रो परिवारलाई जीवित राख्न आफ्नो पितालाई प्रयोग गर्न सक्छौं।”
 33 त्यस रात यी दुई दिदी-बहिनीहरूले आफ्नो पितालाई मघ दिएर पूरा मताए। तब दिदी चाँहि आफ्नो पिताको ओख्यानमा गई अनि उनीसित सहवास गरि। लूत यति मातेका थिए कति बेला छोरी आई र गई उनलाई थाहा भएन।
 34 अर्को दिन दिदीले आफ्नी बहिनीलाई भनिन्, “हिजो राती, म हाम्रा पितासित सुतेँ। आज राती, फेरि उनलाई मताऊं अनि तिमी उनको ओख्यानमा जान सक्छौ अनि उनीसित शारीरिक सम्पर्क राख्नसक्छौ। यस प्रकार हामी आफ्नो परिवारलाई निःसन्तान हुनबाट बचाउन सक्छौं।”
 35 त्यस राती ती दुई बहिनीहरूले आफ्नो पितालाई दाखरस पियाएर मताए अनि सानी चाँहि छोरी उनको ओख्यानमा गई र सहवास गरि। तर फेरि लूत यति साब्रो मातेका थिए कति बेला को केटी उनको ओख्यानमा सुत्न आई अनि उठेर गई उनलाई पत्तै भएन।
 36 लूतका दुवै छोरीहरू गर्भवती भए अनि तिनीहरूका पिता तिनीहरूको नानीहरूका पिता थिए।
 37 जेठी छोरीले छोरो जन्माई र उसको नाउँ मोआब राखी। मोआब आजका सबै मोआबी मानिसहरूको पिता हुन्।
 38 सानी छोरीले पनि छोरो जन्माई र उसको नाउँ बेनअमी राखी। बेनअमी आजका सबै अम्मोनी मानिसहरूका पिता हुन्।

20

अब्राहाम गरार तिर जान्छन्

- 1 अब्राहाम त्यस ठाउँ छाडी नेगेब गए। अनि तिनी गरार शहरमा बसे। यो शहर कादेश र शरको बिचमा पर्छ।
- 2 जब अब्राहाम गरार गए, तिनले मानिसहरूलाई भने सारा तिनकी बहिनी हुन्। गरारका राजा अबीमेलिकले यो सुने अनि सारालाई पत्नी बनाउनु आफ्ना सेवकहरूलाई लिन पठाए।
- 3 तर एक रात परमेश्वर उनको सपनामा आउनु भयो अनि भन्नुभयो, “हेर, तँ मेरो जस्तै नै छस् किनभने जुन स्त्रीलाई तैले पत्नी बनाएको छस् तिनको पहिले विवाह भएको हो।”
- 4 तर अबीमेलिक अझ सारासित सुतेका थिएनन्। यसर्थ अबीमेलिकले भने, “हे परमप्रभु, म दोषी छैन। के तपाईंले एक निर्दोष व्यक्तिलाई मारुहुन्छ?”
- 5 अब्राहाम आफैले मलाई भने, ‘ती स्त्री उनकी बहिनी हुन्’ अनि स्त्रीले पनि भनिन्, ‘त्यो मानिस तिनको दाज्यु हुन्।’ यस कारण म पूर्णतः निर्दोष छु अनि जे मैले गरें म दोषी हुने छैन।”
- 6 त्यसपछि परमेश्वरले अबीमेलिकलाई सपनामा भन्नुभयो, “हो, म जान्दछु तिमी निर्दोष छौ। अनि म यो पनि जान्दछु तिमीलाई थाहा थिएन तिमी के गरिरहेका थियौ। तिमीलाई मैले बचाएँ। मैले तिमीलाई मेरो विरुद्ध पाप गर्न दिइन। त्यो म नै हुँ जसले तिमीलाई त्यस स्त्रीसित सुत्रे अनुमति दियो।
- 7 यसर्थ अब्राहामलाई उसकी पत्नी फर्काई देऊ। अब्राहाम एक अगमवक्ता हुन्। उनले तिम्नो निम्ति प्रार्थना गर्नुहुन्छ र तिमी जीवित रहनेछौ। तर यदि तिमीले अब्राहामलाई सारा फर्काएनौ भने म प्रतिज्ञा गर्छु तिमी मर्नेछौ। अनि तिम्ना सबै परिवार तिमीसितै मर्नेछन्।”
- 8 यसर्थ भोलिपल्ट एकाबिहानै अबीमेलिकले आफ्ना सबै सेवकहरूलाई बोलाए अनि तिनीहरूलाई आफ्नो सपनाको विषयमा बताए। उनका सेवकहरू सहान्ने भयभीत भए।
- 9 त्यसपछि अबीमेलिकले अब्राहामलाई बोलाए भने, “तिमीले हाम्रो निम्ति किन यस्तो गरेका छौ? मैले तिमीलाई के अनिष्ट गरेको थिएँ? तिमीले मेरो राज्यमा निकै कष्ट ल्यायो? तिमीले मसित यस्तो गर्नु पर्ने थियो।
- 10 तिमी किन डराएका हो? र किन मसित तिमीले यस्तो व्यवहार गर्यौं?”
- 11 तब अब्राहामले भने, “म डराएको थिएँ। मैले सोचे यस भूमिमा कसैले पनि परमेश्वरको डर मान्दैन होला यसर्थ मैले सोचेँ तिमीहरूले सारालाई पाउनुका निम्ति मलाई मर्ने छौ।
- 12 त्यसमाथि, सारा मेरो बहिनी पनि हुन्। तिनी मेरा पिताकी छोरी हुनु तर मेरी आमाकी होइनन्।
- 13 परमेश्वरले मलाई पिताको घरबाट टाडो पठाउनु भयो। उहाँले मलाई धेरै अञ्चलहरूमा भ्रमण गराउनु भयो। यही कारणले मैले सारालाई भने, ‘यसरी नै तिमीले मलाई यो दया गर्न सक्छौ मानिसहरूलाई तिमी मेरी बहिनी हो भन्नु।’ ”
- 14 तब अबीमेलिकले बुझे के भएको थियो। यसकारण उनले सारा अब्राहामलाई फर्काइ दिए। अबीमेलिकले अब्राहामलाई भेटा, बाख्रा गाई-गोरू तथा कमार-कमारीहरू पनि दिए।
- 15 अबीमेलिकले भने, “यो मेरो देश हो। तिम्नो वरिपरि हेर, तिमी जहाँ इच्छा गर्छौ त्यही बस् सक्छौ।”
- 16 सारालाई अबीमेलिकले भने, “मैले तिम्नो दाज्यु अब्राहामलाई एक हजार चाँदीको टुक्राहरू दिएकोछु। मैले यो देखाउन दिएको हुँ जो घटना भयो त्यसको निम्ति म साह्रै नै दुःखी छु। प्रत्येकले जान्नु तिमीले कुनै भूल गरेकी छैनौ।”
- 17 त्यसपछि अब्राहामले परमप्रभुलाई प्रार्थना गरे, अनि परमेश्वरले अबीमेलिक, उसकी पत्नी अनि उनकी कमारिहरू सबैलाई स्वास्थ्य पार्नु भयो।
- 18 किन्भने परमप्रभुले अब्राहामकी पत्नी सारासित भएको घटनाले अबीमेलिकको घरमा भएका जम्मै महिलाहरूको गर्भ बन्द गराए तिनीहरूलाई सन्तान उत्पन्न गर्न अयोग्य बनाइएको थियो।

21

अन्तमा साराको निम्ति एउटा बालक

- 1 परमप्रभुले सारालाई दया गर्न प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो।
 - 2 सारा गर्भवती भइन् अनि तिनले बुद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो।
 - 3 साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे।
 - 4 परमेश्वरको आज्ञा अनुसार त्यो बालक आठ दिनको हुँदा अब्राहामले उसको खतना गराए।
 - 5 अब्राहाम एक सय वर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो।
 - 6 अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हौंसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हौंसोछ।
 - 7 कसैले पनि त्यो सोचेको थिएन अब्राहामको बुढेसकालमा साराले तिनलाई एउटा छोरो जन्माउनेछिन्। तर मैले बूढो अब्राहामको निम्ति छोरो जन्माइ दिएँ।”
- घरैमा कष्ट
- 8 इसहाक लगातर बढी रह्यो र चाँडै खँदिलो खाना खान शुरू गर्ने भयो। यसर्थ अब्राहामले एउटा दूलो भोज खुवाए।
 - 9 एकजना मिश्रकी कमारि हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन् जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्।
 - 10 साराले अब्राहामलाई भनी, “त्यो कमारि स्त्री र उसको छोरोलाई खेदि दिनु होष, तिनीहरूलाई टाढा पठाउनु पर्छ। जब हामी मर्छौ हामीसँग जे छ हाम्रो छोरो इसहाकले पाउनेछ। म चाँहदिन कमारि स्त्रीको छोरो हाम्रा छोरो इसहाकको अंशको हकदार होस्।”
 - 11 यसले अब्राहामलाई अत्यन्तै दुःखी बनायो र तिनी आफ्नो छोरा इश्माएलको निम्ति चिन्तित भए।
 - 12 तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारि स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्नो उत्तराधिकारी हुनेछ।
 - 13 तर म तिम्नो कमारि स्त्रीको छोरोलाई पनि आशीर्वाद दिनेछु। उ पनि तिम्नो पुत्र हो र उनले पनि आफ्नो परिवारबाट एउटा विशाल राष्ट्र बनाउने छ।”
 - 14 अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेशैबाको मरुभूमिमा यता उता घुमी हिंड्न थालिन्।
 - 15 केही समयपछि इसहाकको पानी सिट्टियो र पिउने पानी पनि थिएन। यसर्थ उनले आफ्नो छोरोलाई पोथ्रोमुनि राखिन्।

16 तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैलाई यस्तो भनिन्, म मेरो छोरोलाई तिखाले मर्द गरेको देख्न चाहन्नु। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराप्रो घतले रून् थालिन्।

17 परमेश्वरले हागाको छोरो रोएको सुन्नु भयो। अनि स्वर्गबाट परमेश्वरका स्वर्गदूत हागा कहार्न आए। उनले सोधे, “हागा तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो।

18 जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सर्गै-सर्गै हिंडाऊ। म उसलाई धेरै धेरै मानिसहरूको पिता बनाउनेछु।”

19 परमेश्वरले हागाको आँखा यसरी उधारी दिनु भयो उनले एउटा पानीको कूबा देखिन्। यसर्थ पानीको कूवामा तिनी गइन् अनि पानीको मशक पहिले भरिन् त्यसपछि छोरोलाई पानी पिउन दिइन्।

20 जबसम्म हागाको छोरो ठूलो भएन परमेश्वर ऊसंग नै रहनु भयो। इश्राएल मरूभूमिमा नै बस्यो र त्यहाँ एक शिकारी भयो। उनले तीर चलाउन राम्ररी सिकेको थियो।

21 उसको आमाले मिश्र देशबाट उसको निम्ति एउटी दुलही ल्याई दिइन्। इश्राएल पारान मरूभूमिमा बसो-बास गर्न थाल्यो।

अबीमेलिकसित अब्राहामको सन्धि

22 त्यही समय अबीमेलिक र उसको सेनापतिले अब्राहामसित कुरा गरे। तिनीहरूले अब्राहामलाई भने, “तिमी जे पनि गछौं परमेश्वरले तिमीलाई सघाउनु हुन्छ।

23 यसर्थ परमेश्वरको नाउँमा मलाई वचन देऊ तिमी म र मेरा नानीहरूसित राम्रो व्यवहार गर्नेछौं। वचन देऊ तिमी, म अनि धर्ती प्रति जहाँ तिमी बाहिरको मानिस जस्तो भएर बसेका छौ दयालु हुने छौ। कसम् पनि खाऊ तिमी म प्रति दयालु हुने छौ जस्तो म तिमीप्रति छु।”

24 अब्राहामले भने, “म शपथ दिन्छु तिमीले मसित जस्तो व्यवहार गरेका छौ त्यही व्यवहार म पनि तिमीसित गर्नेछु।”

25 तब अब्राहामले अबीमेलिकसित नालिश गरे। उनले नालिश गरे कारण अबीमेलिकका नोकरहरूले एउटा पानीको कूबा खोसेका थिए।

26 तर अबीमेलिकले भने, “म जान्दिन कसले यस्तो काम गर्‍यो, तिमीले यस विषयमा मलाई भनेका थिएनौ, नत्र मैले आज भन्दा पहिला नै थाहा पाएँ।”

27 यसकारण अब्राहाम र अबीमेलिकले एउटा सम्झौता गरे। यस सम्झौताको चिन्ह स्वरूप अब्राहामले अबीमेलिकलाई केही भेडाहरू र गाई वस्तुहरू दिए।

28 अब्राहामले सातवटा पाठी अबीमेलिकअधि राखि दिए।

29 अबीमेलिकले अब्राहामलाई सोधे, “तिमीले यी सातओटा पाठीहरू चाँहि किन अलग्गै राखेका छौ?”

30 अब्राहामले भने, “जब तिमीले मबाट यी सातवटा पाठीहरू लिन्छौ तब यो प्रमाण हुन्छ त्यो कूबा मैले खनाएको हो।”

31 यसकारण यस घटनापछि त्यस कूबाको नाउँ बर्शेबा भयो। तिनीहरूले यस कूबाको नाउँ यस्तो राखे किन भने यस भूमिमा जहाँ तिनीहरूले एक अर्कालाई वचन दिएका थिए।

32 यस प्रकारले अब्राहाम र अबीमेलिकले बर्शेबामा सम्झौता गरेका थिए। त्यसपछि अबीमेलिक अनि उनको सेनापति पलिशतीहरूको देशतिर फर्किए।

33 अब्राहामले बर्शेबामा एक विशेष रूख रोपे। त्यस भूमिमा अब्राहामले परमप्रभु परमेश्वर जो सधैं जीवित हुनुहुन्छ उहाँसित प्रार्थना गरे।

34 अनि अब्राहाम बाहिरको मानिस जस्तो भएर धेरै वर्षसम्म पलिशतीहरूको देशमा बसे।

22

अब्राहाम, तेरो छोरोलाई मार

1 ती कुराहरू भइसकेपछि परमेश्वरले अब्राहामको जाँच लिने निर्णय लिनु भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “अब्राहाम!”

अनि अब्राहामले भने, “हजूर!”

2 तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्नो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्नो छोरो बलि देऊ। तिम्नो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्नो एउटा छोरा जुन छोरोलाई तिमी बढी माया गछौं। त्यहाँको कुनै एउटा पर्वतमा तिम्नो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”

3 बिहान अब्राहाम उठे अनि गधामा लगाय मके। अब्राहामले आफूसंग छोरो इसहाक र दुई जना नोकरहरू पनि लगे। तिनले बलिको निम्ति दाउरा काटे अनि परमेश्वरले बताउनु भएको ठाउँमा गए।

4 तीन दिनसम्म यात्रा गरेपछि अब्राहामले माथितिर हेरे अनि तिनीहरू जानु पर्ने ठाउँ देखे।

5 त्यसपछि अब्राहामले कमारहरूलाई भने, “गधासित यही पर्छ। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौं। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौं।”

6 अब्राहामले होमबलिको निम्ति दाउरा उठाएर छोरोको काँधमा राखि दिए। तिनले एउटा विशेष काट्ने हतियार र आगो पनि लगे। त्यसपछि अब्राहाम र तिनको छोरो आराधना गरिने ठाउँमा गए।

7 इसहाकले आफ्नो पिता अब्राहामलाई सोध्यो, “बूबा!”

अब्राहामले उत्तर दिए, “भन, छोरा।”

इसहाकले भने, “म दाउरा र आगो देख्छु तर होम बलिको निम्ति दिनु पर्ने थुमाचाँहि कहाँ छ?”

8 अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैले बलिदानको निम्ति थुमा बन्दोबस्त गरादिनु हुँदैन।”

यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे।

9 तिनीहरू त्यही निर्दिष्ट जगामा पुगे जहाँ परमेश्वरले अज्ञान भएको थियो। त्यहाँ अब्राहामले वेदी बनाए अनि त्यसपछि वेदी माथि दाउरा राखेर आफ्नो छोरोलाई बाँधी वेदीमाथि राखिएको दाउरामाथि राखे।

10 तब तिनले काट्ने हतियार लिएर इसहाकलाई मार्न तयार भए।

11 तर अब्राहामलाई परमप्रभुका स्वर्गदूतले बाधा दिए। स्वर्गबाट स्वर्गदूतले बोलाए अनि भने, “अब्राहाम, अब्राहाम!”

अब्राहामले उत्तर दिए, “हजूर।”

12 स्वर्गदूतले भने, “तिम्नो छोरोलाई नमार्। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले सौँचै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गछौं अनि उहाँको आज्ञा पालन गछौं। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखे।”

13 तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेडाको पाठाको सीङ पोथ्रामा अडकिएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए।

- 14 यसकारण अब्राहामले त्यस ठाउँको नाउँ, “यहोवा यिरे” राखे। आज पनि मानिसहरूले भन्छन्, “यस पर्वतमाथि परमप्रभुलाई देखिन सकिन्छ।”
- 15 परमप्रभुका स्वर्गदूतले दोस्रो पल्ट अब्राहामलाई बोलाए।
- 16 ती स्वर्गदूतले भने, “तिमीले मेरो निम्ति आफ्नो छोरो मार्न तत्पर थियौ, यसर्थ तिमीले यस्तो गरेको हुनाले म यो प्रतिज्ञा गर्छु।
- 17 म तिमीलाई साँचो रूपले आशीर्वाद दिन्छु। म तिमीलाई आकाशका ताराहरू भन्दा धेरै सन्तान दिन्छु। तिम्रा मानिसहरू समुद्रको किनारामा भएको बालुवाको कणभन्दा पनि वेशी हुनेछन्। अनि ती तिम्रा मानिसहरू आफ्ना आफ्नो शत्रुहरूका शहरहरू जितेर बस्नेछन्।
- 18 अनि तिम्रा सन्तानहरूले संसारका सबै राष्ट्रहरूले आफ्ना निम्ति आशीर्वादको रूपमा पाउनेछन्। म यसै गर्नेछु किनभने तिमीले मेरा आज्ञाहरू मानेका छौ।”
- 19 त्यसपछि अब्राहाम आफ्नो नोकरहरू भएको ठाउँमा गए। तिनीहरू सबै बर्शेबा फर्के अनि अब्राहाम त्यहाँ धेरै समयसम्म बसे।
- 20 तब अब्राहामले खबर पाए, “उनको भाइ नाहोर र उनकी स्वास्नी मिल्कासित पनि नानीहरू थिए।
- 21 तिनीहरूको जेठो छोराको नाउँ ऊज, माहिलो छोराको नाउँ बूज र साइलोको नाउँ कमूल थियो। कमूल आरामका पिता हुन्।
- 22 तब त्यहाँ केसेद, हजो, पिलदाश, यिदलाप र बतूल थिए।”
- 23 बतूल रिबेकाको पिता थिए। मिल्काह यी आठजना छोराहरूकी आमा थिइन्, अनि नाहोर पिता थिए। नाहोर अब्राहामको भाइ थिए।
- 24 नाहोरको उसकी नोकर्नी स्मबाट पनि अन्य चार छोराहरू थिए, ती छोराहरू तेबह, गहम, तहस र माका थिए।

23

साराको मृत्यु

- 1 सारा एक सय सत्ताईस वर्षसम्म बाँचिन्।
- 2 अनि कनान देशको किर्यतअर्बा (हेब्रोन) शहरमा मरिन्। अब्राहाम आफ्नी पत्नीको मृत्युमा दुःखी भए अनि उनको निम्ति रोए।
- 3 त्यसपछि अब्राहामले आफ्नी मेकी स्वास्नीलाई छोडेर हिन्ती मानिसहरूसित कुरा गर्न गए।
- 4 उनले भने, “म यस प्रदेशको बासिन्दा होइन। यहाँ त म केवल यात्री हुँ यसर्थ मेरी पत्नीको लाश गाड्नुको निम्ति कही जग्गा छैन, म अलिकति जग्गा चाहन्छु म त्यो लाश गाड्न सक्छु।”
- 5 ती हिन्ती मानिसहरूले अब्राहामलाई उत्तर दिए,
- 6 “महाशय सन्नु होस, तपाईं हामीहरूमाझ परमेश्वरका एकजना मानिस हुनुहुन्छ यसर्थ हाम्रो चिहान घारीमा तपाईं जहाँ मन पराउनु हुन्छ त्यहाँ फिक्री नगरी आफ्नो पत्नीको लाश गाड्न सक्नु हुन्छ। तपाईंकी पत्नीको लाश गाड्न यहाँ हामी मध्ये कसैले पनि बाधा दिन सक्तैनौ।”
- 7 अब्राहाम उठे अनि मानिसहरूको सामुने शिर निहराए।
- 8 तिनले तिनीहरूलाई भने, “यदि तपाईंहरू साँच्चै मेरी पत्नीको लाश गाड्नको निम्ति सहायता गर्नु हुन्छ भने मेरो कुरा सन्नु होस र सोअरको छोरो एप्रोनसित मेरो निम्ति कुरा गरिदिनु होस।
- 9 उसलाई भन्नु होस उसको खेतको आखिरमा मकपेलाको ओडार छ र उनले मलाई त्यो मेरो दाममा चिहान बनाउन दियोस।”
- 10 एप्रोन तिनीहरूकै बीचमा थियो। उनले अब्राहामलाई उत्तर दियो।
- 11 “होइन, महाशय। म तपाईंलाई जमीन दिनेछु। यी सब मानिसहरूकोअधि म तपाईंलाई ओडार दिनेछु जसको फलस्वरूप तपाईंले त्यस जग्गामा आफ्नी पत्नीको लाश गाड्न सक्नु हुन्छ।”
- 12 तब अब्राहामले हिन्ती मानिसहरूको अधि शिर निहराए।
- 13 ती सबै मानिसहरूको सम्मुख अब्राहामले एप्रोनसित भने, “तर म त खेतको पुरै मोल दिन चाहन्छु। मैले दिएको दाम स्वीकार गर्नु होस। म मेरा मर्नेहरूलाई त्यहाँ गाड्छु।”
- 14 एप्रोनले अब्राहामलाई उत्तर दियो,
- 15 “हे महाशय मेरो कुरा सन्नु होस। त्यस जग्गाको दाम त चार सय चाँदीको शेकेल हुन सक्छ जो तपाईं र मेरो निम्ति यो कुनै ठूलो कुरा होइन। तपाईंले आफ्नी पत्नीको मृत देह त्यहाँ गाड्नु होस।”
- 16 अब्राहामले एप्रोनको कुरा माने अनि हिन्ती मानिसहरूको सामुने तिनले चार सय सिक्का चाँदी तौलीए जमीनको धन्धा गर्न व्यापारीको हातमा थमाई दिए।
- 17-18 यसरी एप्रोनको खेतको मालिक बढिलाए अब्राहाम बनिए। त्यो जग्गा मग्नेको पूर्व मकपेलामा थियो र त्यसभित्र भएका ओडार र रूखहरू थिए। शहरका सबै मानिसहरू जो शहरको फाटकमा भेला भएका थिए, तिनीहरूले एप्रोन र अब्राहाम बीच भएको सौदा देखे।
- 19 तब अब्राहामले उनकी पत्नीको मृत शरीरलाई मकपेलाको चउरमा कनान देशको हेब्रोन (मग्ने) को छेउमा गुफामा गाडे।
- 20 अब्राहामले त्यो जमीन र ओडार हिन्ती मानिसहरूको अधि किने अनि त्यो तिनको कान्ती रूपले भयो अनि तिनले त्यो जमीन चिहान घारीको निम्ति प्रयोग गरे।

24

इसहाककी पत्नी

- 1 अब्राहाम दीर्घ जीवन बाँचे अनि अत्यन्तै वृद्ध भएका थिए र त्यो समय भरि तिनले गरेका प्रत्येक कुरालाई परमप्रभुले आशीर्वाद दिनु भयो।
- 2 अब्राहामको सबभन्दा पुरानो अनि प्रमुख सेवक तिनको प्रत्येक चीजको जिम्मेवार थियो। अब्राहामले उसलाई आफू भएको ठाउँमा बोलाए अनि भने, “तेरो हात मेरो तिम्रामुनि राख।
- 3 अब म चाहन्छु तैसै मलाई एउटा वचन दे। पृथ्वी अनि स्वर्गका परमप्रभु परमेश्वरको अधि तैले मलाई वचन दे कनान देशकी कुनै पनि कन्यासित मेरो छोरोको विवाह हुन दिने छैनस। हामी तिनीहरूको बीचमा बस्छौ तर तैले कनानी कन्यासित उसलाई विवाह गर्न दिने छैनस।
- 4 तँ तेरो आफ्नै देशमा गएर मेरो छोरो इसहाकको निम्ति एउटी कन्या लिएर आइज।”
- 5 त्यस नोकरले अब्राहामलाई भने, “हून सक्छ कन्याले मसँग यहाँ आउने इच्छा गरिनन् भने के म तपाईंको छोरोलाई मेरो देशमा लैजाउँ?”
- 6 अब्राहामले उसलाई भने, “होइन, तैसै मेरो छोरोलाई त्यस देशमा नलैजा।
- 7 परमप्रभु, स्वर्गका परमेश्वरले मलाई मेरो जन्म थलोबाट यस भूमिमा ल्याउनुभयो। त्यो देश मेरो पिता अनि उनको परिवारको निम्ति थियो। तर परमप्रभुले म र मेरो परिवारलाई यो नयाँ भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभु आफैले तिमीलाई लिएर जानका लागि एकजना स्वर्गदूत पठाउनु ताकि मेरो छोरोले बेहूली रोज्न सक्छ अनि यहाँ ल्याउँछ।
- 8 तर यदि केटीले तिमीसँग आउन अस्वीकार गर्छ भने तिमी आफ्नो वचन पूरा गर्नका लागि बाध्य हुनु पर्ने छैन। त्यहाँ मेरो छोरोलाई न लैजाऊ।”

9 यसर्थ त्यो नोकरले आफ्नो हात आफ्ना मालिक अब्राहामको तिघ्रा मुनि राखेर कसम खाए।

खोज शुरु हुन्छ

10 त्यो नोकरले अब्राहामबाट दशवटा ऊँट लियो अनि ऊ त्यस ठाउँबाट हिँड्यो। नोकरले धेरै प्रकारको राम्रा-राम्रा उपहारहरू लिएर गयो। ऊ नाहोरको शहर मेसोपोटामिया गयो।

11 त्यो नोकर शहर बाहिरको क्वामा गयो जहाँ साँझमा स्त्रीहरू पानी लिन घरबाट बाहिर आउँथे। त्यस नोकरले त्यहाँ ऊँटहरूलाई घुँडा टेकाएर बसायो।

12 त्यस नोकरले भने, “हे परमप्रभु! तपाईं मेरा मालिक अब्राहामको परमेश्वर हुनुहुन्छ। आज उनको छोरोको निम्ति मलाई एउटी दुलही हासिल गराई दिनु होस्। कृपा गरी मेरा मालिक अब्राहामको निम्ति यति गरिदिनु होस्।

13 म यहाँ पानीको क्वाको छेउमा बस्छु अनि पानी लिनको निम्ति कन्याहरू शहरबाट आइरहेका छन्।

14 म विशेष एउटा चिन्हको निम्ति हेरिरहनेछु जसद्वारा म जान्न सकूँ कुन चाँहि केटी इसहाकको निम्ति असल हुन सक्छे। यो एउटा विशेष चिन्ह हो: म कन्यालाई भन्नेछु ‘दया गरी पानीको गागी तल राख म पानी पिउन सकूँ।’ जब त्यस कन्याले भन्छिन्, ‘लौ पानी खाऊ, म तपाईंको ऊँटलाई पनि पानी दिन्छु,’ तब मलाई यो पक्का हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य छे। यदि यस्तो भयो तपाईंले प्रमाणित गराई दिनु हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य हुन्छे अनि म पनि यो सम्झनेछु तपाईंले मेरा मालिक अब्राहामको निम्ति दया गर्नु भयो।”

एउटी दुलही पाइयो

15 तब नोकरको प्रार्थना शेष हुनअघि नै रिबेका नाउँ भएकी एउटी कन्या त्यहाँ आई। रिबेका बतूलकी छोरी थिइ। बतूल अब्राहामको भाइ नाहोर अनि मिल्काको छोरो थियो। रिबेका आफ्नो काँधमा पानीको गाग्रो लिएर क्वामा आएकी थिइन।

16 तिनी अत्यन्तै सुन्दरी तस्णी थिइन जो सँग कुनै मानिस सुतेका थिएनन्। तिनी आफ्नो गागीमा पानी भरि क्वाको नजिक आइन्।

17 तब त्यो नोकर त्यस केटी भएकोमा दारुरे पुग्यो अनि भने, “दया गरी तिमी गागीबाट मलाई पानी पिउन देऊ।”

18 रिबेकाले तुरुन्तै काँधबाट गागी तल राखेर उसलाई पानी पिउन दिइ। उनले भनी, “महाशय, पानी पिउनुहोस्।” उनले त्यस नोकरलाई केही पानी पिउन दिइ शेष मात्र गरेकी थिइ।

19 उनले भनी हालीन, “म तपाईंको ऊँटहरूको निम्ति पनि केही पानी दिन्छु।”

20 त्यसपछि रिबेकाले गागीमा रहेको पानी सबै ऊँटहरूको निम्ति पिउन राखिएको द्रोणिकामा खन्याइ। तब ऊ पानी ल्याउन क्वामा गई अनि सबै ऊँटहरूलाई पानी खवाई।

21 त्यस नोकरले रिबेकालाई राम्ररी हेर्यो। त्यो निश्चित हुन चाहन्थ्यो परमप्रभुले उसको प्रार्थना सुन्नुभयो र उसलाई उत्तर दिनु भयो अनि उसको यात्रा सफल पारिदिनु भयो।

22 ऊँटहरूले पानी खाईसके पछि उनले रिबेकालाई आधा शेकेल तौलको सुनको एउटा नत्थी र दश शेकेल तौलको सुनको दुइवटा बालाहरू पनि दियो।

23 त्यस नोकरले उसलाई सोध्यो, “तिघ्रा पिता को हुनुहुन्छ? अनि के उहाँको घरमा मेरो दललाई बास बस्ने ठाउँ छ?”

24 रिबेकाले उत्तर दिइ, “मेरा बुबा बतूल हुनुहुन्छ। उहाँ मिल्का र नाहोरका छोरा हुनुहुन्छ। तपाईंका ऊँटहरूको निम्ति पराल र तपाईंको निम्ति बास बस्ने ठाउँ छ।”

25 उनले फेरि भनिन्, “हजुर हामीसंग पराल र चारो दुवै अनि तपाईंहरूको लागि सुत्र एउटा कोठा पनि छ।”

26 त्यो नोकर निहुरियो अनि परमप्रभुको उपासना गर्यो।

27 यसले भने, “परमप्रभु मेरा मालिकका परमेश्वर, तपाईं धन्य हुनुहुन्छ। परमप्रभु मेरा मालिकको निम्ति दयालु तथा किस्वत हुनु भएको छ। मेरा मालिकको छोरोको निम्ति योग्य केटी भएकोले मलाई परमप्रभुले डोर्पिएर ल्याउनु भयो।”

28 तब रिबेका दारुरे गई अनि आफ्नो परिवारलाई यो विषय वृतान्त बताई।

29 रिबेकाको दाज्य थियो। उसको नाउँ लाबान थियो। रिबेकाले त्यस मानिसले भनेको सबै कुरा सुनाई।

30 लाबानले उनले भनेको सुनिहेको थियो अनि जब उनले रिबेकाको नाकमा सुनको नत्थ र हातमा बालाहरू देख्यो ऊ क्वामा दारुई गए। अनि त्यहाँ क्वामा त्यो मानिस आफ्नो ऊँटहरूको नजिक उभिरहेको थियो।

31 लाबानले भने, “महाशय, तपाईं यहाँ बाहिर नउभिरहोस्, तपाईंलाई हाम्रो घरमा स्वागत छ। विश्राम गर्न मैले तपाईंको निम्ति एउटा कोठा र ऊँटहरूलाई बस्ने ठाउँ ठीक पारेकोछु।”

32 यसर्थ अब्राहामको सेवक लबानको घरभित्र गए अनि ऊँटहरूबाट भारी ज्ञान सघायो। उसले ऊँटहरूका लागि पराल ल्यायो। उनले पानी पनि तयार राख्यो ताकि सेवक अनि मानिसहरू जो उनीसंग थिए आफ्नो गोडा धुन सक्नु।

33 लाबानले त्यस नोकरलाई खानु पनि दियो तर उनले खानु मानेन र भने, “म यहाँ किन आएको हुँ, जबसम्म म त्यो बताउँदिन, म खाने छैन।” यसकारण लाबानले भने, “तब हामीलाई भन्नुहोस्, किन आउनु भएको हो?”

रिबेकाको विषयमा कुराकानी

34 त्यस नोकरले भने, “म अब्राहामको एकजना नोकर हुँ।

35 परमप्रभुले मेरा मालिकलाई धेरै आशीर्वाद दिनुभएको छ। मेरा मालिक महान मानिस हुनु भएकोछ। परमप्रभुले अब्राहामलाई धेरै बगाल बाख्राहरू र धेरै बथान गाई-बस्ई दिनु भएकोछ। अब्राहामको धेरै धेरै ऊँटहरू र गधाहरू छन् दास-दासी र सुन-चाँदीहरू पनि निकै नै छन्।

36 सारा मेरा मालिक अब्राहामकी पत्नी थिइन अनि तिनले वृद्धावस्थामा एउटा छोरो जन्माइन् र मेरा मालिकले उनीसंग भएका प्रत्येक चीज आफ्नो छोरोलाई दिएका छन्।

37 मेरा मालिकले मलाई एउटा शपथ गर्न कर लाउनु भयो। मेरो मालिकले मलाई भन्नुभयो, ‘तिमीले मेरो छोरोलाई कनानी केटी विवाह गर्न नदिऊ। हामी यद्यपि तिनीहरूकै माझमा बस्छौं तर म छोरोले कनानी केटी विवाह नगरोस् भन्ने चाहन्छु।’

38 यसर्थ तिमी मेरो आफ्नो पिताको भूमिमा जानेछौ र हाम्रो सन्तान भित्रबाट उसको निम्ति एउटी कन्या केटी रोजेर ल्याउने छौ।’

39 मैले मालिकलाई भने, ‘हुन सक्छ कन्या मसित यो देशमा नआउलीन।’

40 तर मेरा मालिकले मलाई भन्नुभयो, ‘म परमप्रभुको सेवा गर्छु, अनि परमप्रभुले आफ्नो स्वर्गदूत तँसित पठाउनु हुन्छ अनि तँलाई सहायता गर्नु हुन्छ। मेरो मानिसहरूबीच नै तँले मेरो छोरोको निम्ति एउटी दुलही पाउनेछस्।’

41 तर मेरो पिताको देशमा मेरा मानिसहरूले यदि मेरो छोरोको निम्ति दुलही दिन अस्वीकार गरे भने तँ यो शपथबाट मुक्त हुनेछस्।’

42 “आज मैले यो क्वामा आएर परमप्रभुसित बिन्ती गरेँ ‘हे परमप्रभु, मेरा मालिकका परमेश्वर, दया गरी मेरो यो यात्रा सफल तुल्याइदिनु होस्।’

- 43 यहाँ यस कृवा नजिक उभिएर पानी भर्न आउने केटीलाई पछिन्छु। तब म भन्नेछु, “मलाई तपाईंको गागोबाट पानी पिउन दिनु होस्।”
- 44 योय केटीले विशेष प्रकारले उत्तर दिन्छे। उनले भन्छे, “यो पानी पिउनु होस्-अनि म तपाईंका ऊँटलाई पनि पानी दिन्छु।” त्यस प्रकारले म चाल पाउनेछु परमप्रभुले मेरा मालिकको छोरोको निम्ति रोज्नु भएको दुलही यही केटी हुनु पर्छ।”
- 45 “मेरो प्रार्थना शेष हुनु अघि अचम्म हेर; रेबेका कृवामा पानी भर्न आइन्। कृवामा पानी भर्न आउँदा उनको काँधमा एउटा गाग्री थियो। मैले उनलाई अलिकति पानी मागेँ।
- 46 उनले झैँ आफ्नो काँधबाट गागो तल झारिन अनि मलाई पानी दिइन्। तब उसले भनिन्, ‘यो पिउनु होस् अनि तपाईंका ऊँटहरूको निम्ति केही अरू पनि पानी दिनेछु।’
- 47 त्यसपछि मैले उनलाई सोधेँ, ‘तिम्रा बाबु को हुन्?’ तिनले भनिन्, ‘मेरा बाबु बत्एल हुन्, मिल्का र नाहोरका छोरा।’ तब मैले उनलाई नत्थी र पाखुरामा लाउने बालाहरू दिएँ।
- 48 मैले मेरो शिर झुक्याएर परमप्रभुलाई धन्यवाद चढाएँ, मैले परमप्रभु मेरा मालिकका परमेश्वरलाई धन्यवाद दिएँ। मलाई सोझै मेरा मालिकको भाइकी नातिनीकोमा पुर्याइदिनु भएकोमा मैले परमप्रभुलाई धन्यवाद दिएँ।
- 49 अब भन्नु होस्, के तपाईं मेरा मालिकप्रति कृपालु अनि विश्वासी भई उनका छोरोलाई तपाईंकी छोरी दिनु हुन्छ? अथवा उसलाई तपाईंकी छोरी दिनु हुन्छ? भन्नु होस् मलाई त्यसपछि मैले के गर्नु पर्छ म बुझ्नेछु।”
- 50 त्यसपछि लावान र बत्एलले उत्तर दिए, “हामीले थाहा पायो यो सब परमप्रभुबाट नै भइरहेकोछ, यसर्थ यसकुरालाई बदली गर्ने विषयमा हामी केही पनि भन्न सक्नेनौं।
- 51 रिबेका यही छे, यसलाई लिएर जाऊ। उनले तिम्ना मालिकका छोरोसित विवाह गरिोस। परमप्रभु यही चाहनु हुँदोरहेछ।”
- 52 जब अब्राहामको नोकरले त्यो सुन्यो ऊ परमप्रभुअघि भुईंमा निहरियो।
- 53 त्यसपछि उनले त्याएका उपहारहरू रिबेकालाई दियो। उनले राम्रो लुगाहरू र सून चाँदीका गहनाहरू दियो। उनले रिबेकाको आमा र दाज्यूलाई पनि बहुमूल्य उपहार दियो।
- 54 त्यसपछि त्यो नोकर र उसगै पुगेको मानिसले खाइपिइ गरेर त्यही रात बिताए। बिहान मात्र चाँडे उठेर तिनीहरूले भने, “अब हामी मालिककहाँ जानै पर्छ।”
- 55 रिबेकाकी आमा र दाज्यूले भने, “रिबेका हामीसितै केही समयको निम्ति बसोस्। हामीसित त्यो दश दिनसम्म बसोस् र त्यसपछि जान सक्छे।”
- 56 तर नोकरले तिनीहरूलाई भने, “मलाई पर्खनु नलाउनु होला। परमप्रभुले मेरो यात्रा सफल पार्नु भएकोछ। मलाई मेरा मालिककहाँ फर्केर जानु दिनुहोस्।”
- 57 रिबेकाको दाज्यू र आमाले भने, “हामी रिबेकालाई बोलाउनेछौ र उनले के गर्न चाहन्छे सोध्नेछौं।”
- 58 तिनीहरूले रिबेकालाई बोलाएर भने, “के तँ यी मानिसहरूसँगै अहिले नै जान चाहन्छेस्?”
- रिबेकाले भनिन्, “अँ, म जान्छु।”
- 59 यसकारण तिनीहरूले रिबेकालाई अब्राहामको नोकर अनि उसका साथीहरूसित जान दिए। रिबेकाकी सहेली पनि उसैसंग लागीन्।
- 60 जब तिनीहरू जानु तत्पर भए तब तिनीहरूले भने,

“ए हाम्री बहिनी, तिमी हजारौं हजार जनको जननी बन,
र तिम्नो सन्तानले शत्रुहरूलाई हराओस्, अनि तिनीहरूको शहरहरू कब्जा गर्स्न्।”

- 61 त्यसपछि रिबेका र उसको सहेलीहरू ऊँटमा चढेर अघि लागे अनि अब्राहामको नोकर र उसको साथीहरू तिनीहरूको पछि लागे। यसरी त्यो नोकरले रिबेकालाई आफूसँगै लिएर घर फर्किन यात्रा शुरू गरे।
- 62 त्यस बेला इसहाकले बेर-लहै-रोई छोडेर नेगेवामा बस्न शुरू गरेको थियो।
- 63 एक सौंझ इसहाक मैदानमा घूमि रहेको थियो। इसहाकले आँखा उठाएर हेर्‍यो अनि टाडोमा ऊँटहरू आउँदै गरेको देख्यो।
- 64 रिबेकाले नजर घुमाई अनि इसहाकलाई देखी। तब तिनी ऊँटबाट ओर्लिन्।
- 65 उनले नोकरलाई सोधी, “हामीहरूसित भेट गर्न त्यहाँ मैदानमा घुमिरहने जवान केटो को हो?”
- त्यो नोकरले भने, “यो मेरो मालिकको छोरो हो।” यति सुनेपछि रिबेकाले आफ्नो अनुहार छोपिन्।
- 66 जून कुराहरू भएका थिए नोकरले इसहाकलाई सबै वृत्तान्त बतायो।
- 67 तब इसहाकले केटीलाई आफ्नो आमाको पालामा ल्यायो। त्यही दिन इसहाकले रिबेकालाई विवाह गर्‍यो। ऊ रिबेकालाई अत्यन्तै प्रेम गर्‍थ्यो। यसकारण आफ्नी आमाको मृत्यु पछि उनले धेरै सान्तवना पायो।

25

अब्राहामको परिवार

- 1 अब्राहामले फेरि विवाह गरे अनि तिनकी नयाँ पत्नीको नाउँ कतुरा थियो।
- 2 कतुराले जिम्नान, योक्षान, मदान, मिघान, यिशबाक र शहालाई जन्माइन्।
- 3 योक्षान, शबा अनि ददानका बच्चा थिए। ददानका सन्तानहरू, अश्शरी, लत्शी अनि लऊम्मी हुन्।
- 4 एपा, एषेर, हनोक अबीदा अनि एल्दा मिसानका छोराहरू थिए। अब्राहाम र कतुराको विवाहबाट यी नानीहरू भए।
- 5-6 अब्राहामको मृत्यु हुनु अघि नै आफ्नो नोकर्नीहरूका छोराहरूलाई केही उपहारहरू दिए अनि तिनीहरूलाई पूर्वतिर पठाइदिए। तिनीहरूलाई इसहाकदेखि टाढा पठाइदिए। त्यसपछि आफूसँग जे जति थियो अब्राहामले इसहाकलाई दिए।
- 7 अब्राहाम एक सय पचहत्तर वर्षसम्म स्वस्थ थिए।
- 8 त्यसपछि तिनी दुर्बल भए अनि मेरे। तिनी धेरै वर्षसम्म आनन्दपूर्वक बाँचे। तिनलाई तिनका पुर्खाहरूसितै गाडियो।
- 9 तिनका छोराहरू इसहाक अनि इसहाएलले तिनलाई मक्पेलाको ओडारमा गाडे। यो ओडार सोअरको छोरो एणोनको खेतमा थियो। यो मप्नेको पूर्वमा थियो।
- 10 यो त्यही ओडार थियो जून अब्राहामले हिली मानिसहरूबाट किनेका थिए। अब्राहाम र तिनकी पत्नी सारालाई त्यही ओडारमा गाडे।
- 11 अब्राहामको मृत्यु भएपछि परमेश्वरले इसहाकलाई आशीर्वाद दिनुभयो अनि तिनी बेर-लहै-रोईमा बसिरहे।
- 12 इसहाएलको परिवारको सूची यही हो। इसहाएल अब्राहाम र हागारको छोरो थिए। हागार साराकी मीश्र देशी कमारी थिइन्।
- 13 इसहाएलका छोराहरूको नाउँ यस प्रकार थियो। पहिलो छोरो नबायोत थियो। त्यसपछि जन्मेहरूको सूची अनुसार केदार, अबदेतल, मिब्साम,

- 14 मिश्रमा, दुमा, मस्सा,
 15 हदद, तेमा, यत्, नपीश अनि केदमा थिए।
 16 तिनीहरूको पर्खालभित्र र बाहिरको सम्झौता अनुसार यिनीहरू इस्राएलका छोराहरू थिए।
 17 इस्राएल एक सय सैंतीस वर्षसम्म बाँचे। त्यसपछि उनको मृत्यु भयो। अनि उनलाई उनका आफन्तहरू गाडेको ठाउँमा गाडियो।
 18 इस्राएलका सन्तानहरू समस्त मरुभूमिको इलाकामा बसे। यिनीहरूको इलाका हवीलादेखि शूरको नजिक मिश्रको सीमा र यसको पनि अधि अशूरको किनारसम्म थियो। तिनीहरू घुमी हिंडे अनि आफ्नो दाज्यू-भाइ, सन्तानहरू र भूमिमाथि आक्रमण गरिरहे।

- इसहाकको परिवार
 19 इसहाक अब्राहामको छोरो थियो र यो तिनको वृत्तान्त कथा हो।
 20 जब इसहाक चालीस वर्षका भए उनले रिबेका नाउँकी कन्यासित विवाह गरे। रिबेका पद्म-आराम भनिने ठाउँकी थिइन् अनि अरामी बत्एलकी छोरी र अरामी लाबानकी बहिनी थिइन्।
 21 इसहाककी पत्नी रिबेका बाँझी थिई। यसर्थ इसहाकले आफ्नी पत्नीका निम्ति परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले तिनको प्रार्थना सुन्नु भयो अनि रिबेका गर्भवती भइन्।
 22 जब रिबेका गर्भवती भइन्, उनले आफ्नो गर्भमा भएको शिशुबाट अत्यन्तै कष्ट सहनु पर्यो। उनको गर्भमा भएको शिशुहरू गर्भभित्रै आपसमा एका-अर्कामा लडाइँ गर्थे। रिबेकाले परमप्रभुसित प्रार्थना गरिन् अनि भनिन्, “मसित यस्तो किन भइरहेकोछ?”
 23 परमप्रभुले उनलाई भन्नुभयो,

“तिम्रो कोखमा
 दुइवटा राष्ट्रहरू छन्।
 दुइवटा राष्ट्रका राजाहरू तिमीबाट जन्मनेछन्,
 र तिनीहरू छुट्टिनेछन्।
 एउटा छोरो अर्को छोरोभन्दा शक्तिशाली हुनेछ
 अनि जेठाले कान्छाको सेवा गर्नेछ।”

- 24 अनि जब समय पूरा भयो तब रिबेकाले जुमल्याहा छोरा जन्माइन्।
 25 पहिलो छोरो रातो वर्णको थियो अनि उसको छाला भुल्लाले बनिनेको लगा जस्तो थियो। यसर्थ उसको नाउँ एसाव राखियो।
 26 जब दोस्रो छोरो जन्मियो। उनले पहिलो छोरो एसावको कुर्कुच्चा बलियोसित समातेको थियो। यसैले उसको नाउँ याकूब राखियो। एसाव र याकूब जन्मदा इसहाक साठी वर्ष पुगेका थिए।
 27 केटाहरू हलहली बडे। एसाव एकजना सिपालु शिकारी भयो अनि ऊ मैदानतिरै बस्न मन पराउँथ्यो। तर याकूब शान्त स्वभावको थियो अनि पाल भित्रै बस्थ्यो।
 28 इसहाकले एसावलाई मन पराउँथिए अनि उनले मारेको जनवारहरूको मासु खान रूचाउँथिए। तर रिबेकाले याकूबलाई माया गर्थिन्।
 29 एकदिन एसाव शिकारबाट थाकेर भोकले हतु भए फर्केर आयो। याकूब एक भाँडा सिमी उसिनिरहेको थियो।
 30 यसर्थ एसावले याकूबलाई भने, “म भोकले दुर्बल भइरहेकोछु। मलाई त्यो केही रातो सिमी खान देऊ।” (यही कारणले मानिसहरूले उसलाई एदोम भन्ने गर्द थिए।)
 31 तर याकूबले उनलाई भने, “पहिला तिमीले मलाई जेठा छोराको जन्मअधिकार बेचनु पर्छ।”
 32 एसावले भने, “म भोकले मर्न आँटकोछु। यदि म मरे भने मेरो बाबुको सबै सम्पत्तिले पनि केही सहायता गर्न सक्तैन। यसर्थ म मेरो अंश दिइहाल्छु।”
 33 तर याकूबले भने, “पहिले मलाई वचन दे तैले मलाई त्यो दिन्छस्।” यसकारण एसावले याकूबलाई वचन दियो। एसावले आफ्नो बाबुको सम्पत्तिको आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचि दियो।
 34 तब याकूबले एसावलाई रोटी र भोजन दियो। एसावले खायो, र हिंड्यो। यस प्रकारले एसावले यो देखायो आफू पहिलो छोरो भएकोमा उसलाई आफ्नो ज्येष्ठ-अधिकारको कुनै पर्वाह छैन।

26

- इसहाकले अबीमेलकसित दूटो कुरा गर्छन्
 1 एकपल्ट त्यहाँ अनिकाल भयो। यो अनिकाल पनि त्यस्तै प्रकारको थियो जुन अब्राहामको समयमा भएको थियो। यसर्थ इसहाक गरार शहरमा पहिलोती राजा अबीमेलकसित गर्दै गए।
 2 परमप्रभुले इसहाकसित कुरा गर्नु भयो। उहाँले इसहाकलाई भन्नुभयो, “मिश्र देश नजाऊ, त्यस ठाउँमा जाऊ जुन म तिमीलाई देखाउनेछु।
 3 त्यही देशमा बस तब म तलाई सहायता गर्नेछु। म तलाई आशीर्वाद दिनेछु। तेरो परिवार र तँलाई यो सबै देश दिनेछु। म त्यही गर्नेछु जुन मैले तेरो बाबु अब्राहामलाई वचन दिएको थिएँ।
 4 म तेरो परिवारलाई आकाशका ताराहरू जस्तै बनाउनेछु। अनि यी सबै भूमिहरू तेरो परिवारहरूलाई दिनेछु? पृथ्वीका सबै राष्ट्रहरूले तेरा सन्तानहरूद्वारा आशीर्वाद पाउनेछन्।
 5 म यस्तो यसैले गरिरहेकोछु किनभने तेरो बाबु अब्राहामले मेरो आज्ञा पालन गरे अनि मैले जे जे भने ती सब गरे। अब्राहामले मेरो आज्ञा, मेरो विधिहरू र मेरो नियमहरूको पालन गरे।”
 6 इसहाक गरारमै बसे।
 7 इसहाककी पत्नी रिबेका अत्यन्तै सुन्दरी थिइन्। त्यस ठाउँका मानिसहरूले इसहाकलाई रिबेकाको विषयमा सोधे। इसहाकले भने, “यो मेरो बहिनी हो।” इसहाकले रिबेकालाई आफ्नो पत्नी हो भन्न डरायो। इसहाक रिबेकालाई पाउनुको निम्ति मानिसहरूले उसलाई मार्न सक्छन् भनेर डराउँथ्यो।
 8 जब इसहाक त्यहाँ धेरै दिनसम्म बसे तब एक दिन अबीमेलकले आफ्नो झ्यालबाट हरेँ अनि इसहाक रिबेकासित जिस्की रहेको देखे।
 9 अबीमेलकले इसहाकलाई बोलाए अनि भने, “यो आइमाई तेरी पत्नी रहेछ, तर तैले हामीलाई किन तेरो बहिनी हो भनेर भनिस?”
 इसहाकले उसलाई भने, “म डराएँ कतै तिमीले उसलाई आफ्नो बनाउनुको निम्ति मलाई मार्नेछौ।”

10 अबीमेलेकले भने, “तिमीले हाम्रो निम्ति नराम्रो काम गर्‍यो। हाम्रा कोही पनि मानिस तिमी पत्रीसित सुत्र सक्थ्यो। तब त्यो मानिस ठूलो पापको दोषी हुने थियो।”

11 तब अबीमेलेकले सबै मानिसहरूलाई चेतावनी दिए अनि भने, “तिनीहरूले त्यस मानिस र तिनकी पत्नीलाई नोकसान नपुर्याउनु। यदि कसैले तिनीहरूलाई नोकसान पुर्याउंछ भने उसलाई मित्त्रय नै मारिनेछ।”

इसहाक धनी बनिन्छन्

12 इसहाकले त्यस भूमिमा खेती गरे अनि त्यस वर्ष धेरै नै फसल उब्जाए। परमप्रभुले उसलाई धेरै आशिष दिनु भयो।

13 इसहाक धनी भए। उनले त्यस बेलासम्म सम्पत्ति बटुली बसे जब सम्म उसंग धेरैभन्दा धेरै सम्पत्ति भएन।

14 ऊसित धेरै बगाल अनि हल गाई बस्तुहरू थिए। कमारा-कमारीहरू पनि उनकोमा धेरै नै थिए। सबै पलिशतीहरू ऊ सँग आरिस गर्थे।

15 यसैले धेरै वर्ष अघि इसहाकका बाबु अब्राहाम र तिनका नोकरहरूले बनाएका क्वाहरू पलिशतीहरूले ध्वंस पारिदिए। पलिशतीहरूले क्वाहरूमा मैला हालेर भरिदिए।

16 अनि अबीमेलेकले इसहाकलाई भने, “हाम्रो देश छोडी देऊ। तिमी हामी भन्दा धेरै शक्तिशाली भएकाछौ।”

17 यसर्थ इसहाकले त्यो भूमि छोडिदिए अनि गाराको उपत्यकामा बसे।

18 त्यस समयभन्दा धेरै अघि अब्राहामले धेरै क्वाहरू खनाएका थिए। जब अब्राहामको मृत्यु भयो, पलिशतीहरूले सबै क्वाहरूमा माटो हालेर पुरिदिए। यसर्थ इसहाक त्यहाँ गएर फेरि ती क्वाहरू खनाए अनि उनका बाबु अब्राहामले जे जे नाउँ ती क्वाहरूको राखेका थिए ती नै नाउँ राखे।

19 इसहाकका नोकरहरूले पनि त्यो सानो नदीको नजिक एउटा क्वा खने। त्यस क्वाबाट पानीको एउटा मूल बग्न थाल्यो।

20 तर जो मानिसहरूले गुरार बेसीमा भेडा चराउँथे, तिनीहरूले इसहाकका गोठालासित झगडा गरे। तिनीहरूले भने, “यो पानी हाम्रो हो।” यसर्थ इसहाकले त्यस क्वाको नाउँ एसेक राखे। उनले त्यस क्वाको नाउँ त्यसकारण राखे किनभने त्यही जग्गामा ऊसित ती मानिसहरूले झगडा गरेका थिए।

21 त्यसपछि इसहाकका नोकरहरूले अझ अर्को एक क्वा खने। त्यस जग्गामा मानिसहरूले पनि त्यस क्वाको निम्ति झगडा गरे। यसर्थ इसहाकले त्यस क्वाको नाउँ पनि सिद्रा राखे।

22 इसहाक त्यहाँबाट गएर अनि फेरि अर्को क्वा खनाए। तर त्यहाँ क्वाको विषयमा कोही पनि झगडा गर्न आएनन्। यसर्थ इसहाकले त्यस क्वाको नाउँ रहोबोत राखे। इसहाकले भने, “अहिले परमप्रभुले हाम्रो निम्ति स्थान पाउनु भएछ। हामी अघि बढेछौं अनि सफल हुनेछौं।”

23 त्यस भूमिबाट इसहाक बेर्शेबात गए।

24 त्यस रात परमप्रभुले इसहाकसित कुरा गर्नु भयो। परमप्रभुले भन्नुभयो, “म तेरो बाबु अब्राहामका परमेश्वर हुँ। नडरा, म तँसित छु र म तलाई आशीर्वाद दिनेछु। मेरो दास अब्राहामको कारणले म तेरो परिवारलाई विशाल बनाउनेछु।”

25 यसर्थ त्यस ठाउँमा इसहाकले एउटा वेदी बनाए अनि परमप्रभुको आराधना गरे। इसहाकले त्यहाँ एउटा पाल अनि त्यहाँ उसका नोकरहरूलाई एउटा क्वा पनि खनाए।

26 अबीमेलेक इसहाकलाई भेट्न गाराबाट आए। तिनीसंग आफ्नो सल्लाहकार अहुज्जत र सैन्य सेनापनि पीकोललाई पनि ल्याएको थिए।

27 इसहाकले सोध्यो, “तिमी मलाई भेट्न किन आयौ? तिमी त मसित मैत्री सम्बन्ध राख्दैन थियो। तिमीले मलाई आफ्नो देश त्याग्नु पनि बाध्य गराएको थियो।”

28 उसले उत्तर दियो, “अब हामीले बुझ्यौं परमप्रभु तिमीसित हुनुहुन्छ। हामी चाहन्छौं तिमीसित हाम्रो एउटा सम्झौता होस्। हामी चाहन्छौं तिमीले हामीलाई एउटा वचन देऊ।

29 हामीले तिमीलाई कुनै नोकसान गरेका थिएनौ र अब तिमीले वचन दिनु पर्छ तिमीले पनि हाम्रो केही नोकसान गर्न छैनौ। हामीले तिमीलाई पठाउँदा तब हामीले शान्तिसितै पठाउँदा। अब यो निश्चित छ परमप्रभुले तिमीलाई आशीर्वाद दिनु भएको छ।”

30 त्यसकारण इसहाकले तिनीहरूलाई उधुय-भोज दिए। तिनीहरू सबैले खाए अनि पिए।

31 अर्को दिन बिहान तिनीहरू प्रत्येक मानिसले कसम खाए अनि त्यसपछि इसहाकले तिनीहरूलाई शान्तिसित विदा दिए अनि तिनीहरू पनि सकुशल फर्के।

32 त्यसदिन इसहाकका नोकरहरू आए तिनीहरूले खनेको क्वाहरूको विषयमा बताए। नोकरहरूले भने, “हामीहरूले ती क्वाहरूबाट पानी पियाँ।”

33 यसकारण इसहाकले त्यसको नाउँ शिबा राखे र अहिले पनि त्यस शहरको नाउँ बेर्शेबा भनिन्छ।

एसाव र उनका पत्नीहरू

34 जब एसाव चालीस वर्ष पुगे उनले हिली स्त्रीहरूसित विवाह गरे। एक जना बेरीकी छोरी यहूदी थिइन् अर्की एलोनकी छोरी बासमत थिइन्।

35 यी विवाहले इसहाक अनि रिबेकाको मन दुःखले भरिदियो।

27

पैतृकधनखी समस्या

1 इसहाक बूढा भइसकेका थिए र उनका आँखा यति कमजोर भएका थिए उनले राम्ररी देख्न सक्दैन थिए। एक दिन आफ्नो जेठा छोरा एसावलाई बोलाएर भने, “हे मेरो छोरा।”

एसावले उत्तर दिए, “भन्नु होस्, बाबु।”

2 इसहाकले भने, “हेर, म बूढा भइसकेकोछु। हुन सक्छ अब म चाँडै मर्नेछु।

3 अब तँ मेरो निम्ति धनु काँड लिएर शिकार खेल्न जा र एउटा जनावर मारेर।

4 मेरो निम्ति स्वादिष्ट भोजन बनाएर मलाई दे, म खान्छु। तब म मर्नुभन्दा पहिले तँलाई आशीर्वाद दिन्छु।”

5 यसर्थ एसाव शिकार खेल्न गए।

जति बेला इसहाकले एसावसँग ती कुराहरू गरे रिबेकाले सुनिरहेकी थिइन्।

6 रिबेकाले आफ्नो छोरो याकूबलाई भनिन्, “सुसु! तेरो बाबु र दाज्यू कुरा गरिरहेको मैले सुनें।

7 तेरो बाबूले भने, ‘मेरो निम्ति एउटा जनावर मार। मेरो निम्ति भोजन बना र म खानेछु। त्यसपछि म मर्नुभन्दा पहिले तँलाई आशीर्वाद दिनेछु।’

8 यसर्थ मेरा कुरा सुन छोरो, र म जसो भन्छु त्यसै गर।

9 आफ्ना बाखाहरू भएको ठाउँमा जा र दुइवटा मजाका बाखाहरू लिएर आइज। म तिनीहरूबाट यस्तो स्वादिष्ट भोजन तयार पार्नेछु जस्तो तेरो बाबुले मन पराउँछन्।

10 त्यसपछि तैले तेरो बाबुलाई भोजन पुर्याउनु र उनको मृत्युअघि तँलाई आशीर्वाद दिनेछन्।”

11 तर याकुबले आफ्नी आमालाई भने, “मेरा दाज्य रौं नै रौं भएको मानिस हुन् म तिनी जस्तो रौं नै रौं भएको मानिस होइन।

12 यदि मेरो बुबा मलाई छुनु हुन्छ, तब उनीले थाह पाउनेछन्, म एसाव होइन। उनले मलाई आशीर्वाद दिने छैनन्। किनभने मैले उनीसंग हिड्ने प्रयत्न गरे।”

13 यसर्थ रिबेकाले उसलाई भनिन्, “यदि केही झमेला उब्जेको खण्डमा म त्यसको दोष स्वीकार्नेछु। मैले भनेको मान अनि गएर दुइवटा छिप्पिएका बाखाहरू लिएर आइज।”

14 यसर्थ याकुब बाहिर गए अनि दुइवटा बाखाहरू समाते अनि आमाकहाँ ल्याए। उनकी आमाले मासुको उसका बुबाले मन पराउने तरकारी पकाइन।

15 त्यसपछि रिबेकाले उसको जेठा छोरोले लगाउन मन पराउने पोशक ल्याइन्। उनले आफ्नो कान्छो छोरो याकुबलाई त्यो पोशक लगाउन दिइन्।

16 रिबेकाले बाखाको पाठाका छालाहरू याकुबको गाला अनि हातमा बाँधिदिई।

17 तब उनले याकुबलाई आफूले पकाएको स्वादिष्ट भोजन अनि पोलेको रोटी दिइन्।

18 याकुबले आफ्नो बाबुको नजिक गए भने, “बुबा।”

अनि उसको बाबुले सोधे, “के, तँ को होस्?”

19 याकुबले आफ्नो बुबालाई भने, “म तपाईंको जेठो छोरो एसाव हूँ। तपाईंले जे भन्नुभयो मैले त्यही गरे। अब उदुनुहोस् अनि मैले शिकार गरी मारेको मुगको मासुको स्वाद चाख्न होस् ताकि तपाईंले मलाई आशिष दिनुहुन्छ।”

20 तर इसहाकले आफ्नो छोरोलाई भने, “तैले यति चाँडो शिकार खेली कसरी जनावरहरू मारिस्?”

याकुबले भने, “किनभने परमप्रभु परमेश्वरले मलाई झट्टै नै शिकार फेला पारिदिनु भयो।”

21 तब इसहाकले याकुबलाई भने, “मेरो छोरो, मेरो छेउमा आइज त, यदि मैले छोएँ भने म जान्न सक्छु साँच्चै तँ मेरो छोरो एसाव नै होस्।”

22 यसर्थ याकुब आफ्नो बाबु इसहाक छेउमा गए। इसहाकले छोए अनि भने, “तेरो आवाज याकुबको जस्तो सुनिन्छ, तर तेरा पाखुराहरू रौले भरिएकोले एसाव जस्तै लाग्छ।”

23 इसहाकले यो याकुब नै हो भनी चिन्न सकेनन् किनभने उसको पाखुराहरू एसावको झैं थियो। यसर्थ इसहाकले याकुबलाई आशीर्वाद दिए।

24 इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव होस्?”

याकुबले उत्तर दिए, “हो, म एसाव नै हूँ।”

याकुबको निम्ति आशीर्वाद

25 तब इसहाकले भने, “मलाई खाने कुरो ल्याइदे। म त्यो खानेछु अनि तलाई आशीर्वाद दिनेछु।” याकुबले इसहाकलाई खान दिए अनि तिनले खाए। त्यसपछि याकुबले तिनलाई केही दाखरस पनि दिए अनि उनले पिए।

26 त्यसपछि इसहाकले उनलाई भने, “मेरो छोरो, मेरो नजिके आएर मलाई चुम्बन गर्।”

27 तब याकुबले आफ्नो बाबुको नजिक गएर चुम्बन गरे। इसहाकले तिनका लुगाहरूको गन्ध सुँधे र उनलाई आशीर्वाद दिए। इसहाकले भने,

“मेरो छोरो परमप्रभुबाट आशीर्वाद पाएको

खेतको सुगन्ध झैं होस्।

28 परमप्रभुले तँलाई धेरै वर्षा दिऊन्

जसले गर्दा तँलाई धेरै अन्न र दाखरसहरू प्राप्त होस्।

29 सबै मानिसहरूले तेरो सेवा गर्स्न्।

राष्ट्र तेरो अधि झुकोस्।

तँ आफ्नो दाज्य-भाइहरूको शासक हुनेछस्।

तेरी आमाका छोराहरू, तँ अधि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्।

“प्रत्येक मानिस जसले तँलाई सराप दिन्छ उसले सराप पाउँछ,
अनि प्रत्येक मानिस जसले तलाई आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”

एसावलाई “आशीर्वाद”

30 इसहाकले याकुबलाई आशीर्वाद दिने काम पूरा गरे। याकुबले आफ्नो बाबु इसहाकलाई छोडेर गएको मात्र थिए एसाव शिकारबाट फर्केर आए।

31 एसावले आफ्नो बुबाले मन पराउने परिकारको मासु तयार पारे अनि बुबाकहाँ ल्याए। उनले आफ्नो बुबालाई भने, “बुबा” म तपाईंको छोरो हूँ। उदुनुहोस् अनि मुगको मासु चाख्न होस् ताकि तपाईं मलाई आशिष दिनु सक्नुहुन्छ।”

32 तर इसहाकले उसलाई सोधे, “तँ को होस्?”

उनले उत्तर दिए, “म तपाईंको छोरो एसाव हूँ। तपाईंको जेठो छोरो।”

33 तब इसहाक छक्क परे र काँपे अनि भने, “त्यो को थियो जसले तँ आजनु भन्दा अघि नै मासु ल्यायो? मैले सबै खाँए अनि त्यसलाई आशीर्वाद दिएँ। अब आशीर्वाद फर्काउन अत्यन्तै ढिलो भयो।”

34 एसावले आफ्नो बाबुको कुरा सुने। तिनी अत्यन्तै क्रोधित भए अनि दुःखी भए। तिनी चिच्याए अनि बाबुलाई भने, “बुबा, मलाई पनि आशीर्वाद दिनुहोस्।”

35 इसहाकले भने, “तेरो भाइले मसित धृत्याइँ गर्थो। त्यो आयो अनि तैले पाउने आशीर्वाद लिएर गयो।”

36 एसावले भने, “उसको नाउँ याकुब हो। यो नाउँ उसको निम्ति उपयुक्त छ। उनले मसित दुइ पटक चलाखी गर्थो। उनले मबाट जेठो छोरोको अधिकार खोस्नो अनि अहिले मैले पाउने आशीर्वाद ल्यायो।” त्यसपछि एसावले भने, “मेरो निम्ति केही आशीर्वाद साँच्चै भएको छ?”

37 इसहाकले उत्तर दिए, “छैन, अब एकदमै ढिलो भयो। मैले याकुबलाई तँमाथि शासन गर्ने शक्ति दिएँ। उसका सबै दाज्य-भाइहरू उसको नोकर हुनेछन् पनि भने। अनि मैले उसको निम्ति धेरै अन्न फलोस् अनि दाखरस होस् भनेर आशीर्वाद दिएँ। अब तेरो निम्ति मेरोमा केही छैन।”

38 तर एसावले आफ्नो बाबुलाई आशीर्वाद मागिरह्यो। “के तपाईंसित खाली एउटै मात्र आशीर्वाद छ, बुबा? बुबा! मलाई पनि आशीर्वाद दिनुहोस्!” एसाव रुन थाले।

39 तब इसहाकले उनलाई भने,

“तँ मलिलो भूमिमा बस्न पाउने छैनस।

तैले आकाशबाट शीत सम्म पनि पाउने छैनस।

40 तैले बाँचनको निम्ति संघर्ष गर्नु पर्छ।

अनि तँ आफ्नो भाइको कमारा बनिनेछस।

तर तैले स्वाधीन हुन युद्ध गर्ने छस।

तैले उसको नियन्त्रणलाई भत्काउने छस।”

41 यस आशीर्वादको कारणले त्यसपछि एसावले याकूबलाई घृणा गर्न थाले। एसावले मनमा सोचे, “मेरा बाबु अब चाँडै मर्नु हुन्छ, अनि त्यसपछि उनको शोक गर्ने समय आउनेछ, तर त्यसपछि म उसलाई मार्नेछु।”

42 एसावको याकूबलाई मार्ने योजना रिबेकाले सुनिन। उनले याकूबलाई बोलाइन् र भनिन्, “सुन, तेरो दाज्यू एसावले तँलाई मार्ने षड्यन्त्र रचिरहेको छ।

43 यसर्थ, छोरो, म जे भन्छु त्यही गर। मेरो दाज्यू लाबान हारानमा छ, तँ त्यहाँ जा अनि लुक।

44 त्यहाँ उसित केही समयको निम्ति बस्। जब सम्म दाज्यू रिसाउन छाड्दैन त्यतिञ्जेल तँ त्यही बस।

45 केही समयपछि तेरो दाज्यूले तैले उनलाई के गरिस भुल्नेछ। त्यसपछि तँलाई लिन म नोकरहरू पठाउनेछु। म एकै दिनमा दुइवटा छोराहरू हराउनु चाँदहदिना।”

46 तब रिबेकाले इसहाकलाई भनिन्, “तिम्रो छोरो एसावले हिती आइमाईहरू विवाह गरेको छ। म यी आइमाईहरूसित विरक्त भइसकेकी छु, कारण यी आइमाईहरू हाम्रा समाजका होइनन्। यदि याकूबले पनि ती आइमाईहरूबाट नै कसैसित विवाह गरे, म पनि मरिहाल्नेछु।”

28

याकूब पत्रीको खोजीमा

1 इसहाकले याकूबलाई बोलाए अनि उनलाई आशीर्वाद दिए। त्यसपछि इसहाकले उनलाई आज्ञा दिए। उनले भने, “तैले कनानी आइमाईहरू विवाह गर्ने छैनस।

2 यसर्थ यस ठाउँलाई छोडेर पदन-आराममा। तेरी आमाको माइती- घर जा। तेरी आमाको दाज्यू लाबान त्यहाँ बस्छन्। उनको छोरीहरू मध्ये एक जनासित विवाह गर।

3 म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वरले तँलाई आशीर्वाद दिनु हुनेछ अनि तेरो धैर्य सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस।

4 म प्रार्थना गर्छु, परमेश्वरले अब्राहामलाई झैं तलाई अनि तेरा सन्तानलाई आशीर्वाद दिनु हुनेछ। अनि म प्रार्थना गर्छु तँ जहाँ बसेको छस् त्यही भूमि तेरो हुनेछ। परमेश्वरले अब्राहामलाई दिनु भएको भूमि त्यही हो।”

5 यसर्थ इसहाकले याकूबलाई रिबेकाको दाज्यूको घरमा पठाए। यसर्थ याकूब अरामी बत्पलको छोरो लाबान कहौं गए। लाबान रिबेकाको दाज्यू थिए। रिबेका एसाव र याकूबकी आमा थिए।

6 एसावले बुझे उसका बाबु इसहाकले याकूबलाई आशीर्वाद दिए। अनि एसावले बुझे विवाह गर्नको निम्ति याकूबलाई इसहाकले पदन-आराम पठाए। एसावले बुझे इसहाकले याकूबलाई कनानी आइमाई विवाह नगर्नु भनी आदेश दिएका छन्।

7 अनि एसावले बुझे याकूबले आमा-बाबुको कुरा मानेर पदन-आराम गए।

8 एसावले बुझे उनका छोराहरूले कनानी आइमाईहरू विवाह गरेको मन पराउँदैनन्।

9 एसावकी दुइ पत्रीहरू थिए। तर एसाव इश्माएलकहाँ गए र उनकी छोरी महालथसंग विवाह गरे। इश्माएल अब्राहामका छोरा थिए र महालथ नबायोतकी बहिनी थिए।

परमेश्वरको घर- बेतेल

10 याकूब बशेबा छोडेर हारानतिर लागे।

11 याकूबले आफ्नो यात्रा शुरू गर्दा घाम डुबि सकेको थियो। यसर्थ रात बिताउनको लागि याकूब एउटा ठाउँमा गए। याकूबले त्यहाँ एउटा चिहान देखे अनि सुतको लागि त्यसैमा आफ्नो शिर राखे।

12 याकूबले सपना देखे। एउटा सिडी पृथ्वीदेखि स्वर्गलोक सम्म पुगेको थियो। याकूबले स्वर्गदूतहरू त्यस सिडीमा तल र माथि गरिरहेको देखे।

13 याकूबले स्वर्गदूतहरूलाई यस लिस्सा चढेको र ओर्लेको देखे। उनले परमप्रभुलाई आफ्नो छेऊमा उभिएको देखे। परमप्रभुले भन्नुभयो, “म तिम्रो बाजे अब्राहामको परमेश्वर हँ। म इसहाकको परमेश्वर हँ। म तिमीलाई त्यो भूमि दिनेछु जहाँ तिमी सुतिरहेका छौ। म त्यो भूमि तिमी र तिम्रा सन्तानहरूलाई दिनेछु।

14 तेरा सन्तानहरू त्यति विघ्न हुनेछन् जति पृथ्वीमा धूलोको कण छ। तिनीहरू पूर्व, पश्चिम, उत्तर अनि दक्षिणतिर फैलिएर बसेछन्। पृथ्वीमा बसे सबै जातिले तेरा सन्तानहरूको कारण आशीर्वाद पाउनेछन्।

15 “म तेरो साथमा रहनेछु र तेरो रक्षा गर्नेछु तँ जहाँ गए पनि तँलाई म यहाँ फर्काएर ल्याउनेछु। म तलाई त्यसबेलासम्म छोडने छैन जबसम्म तेरो सन्तानहरूलाई म दिएका प्रतिज्ञा मैले पूरा गर्दिन।”

16 तब याकूब ब्यँझेर उठे अनि भने “म जान्दछु परमप्रभु यही ठाउँमा हुनुहुन्छ। तर जबसम्म म सुतेको थिइन तबसम्म मलाई थाहा थिएन परमप्रभु यहाँ हुनुहुन्छ।”

17 याकूब डराए। उनले भने, “यो एउटा दुःखदायी ठाउँ हो। यो केही पनि होइन तर अवश्य नै परमेश्वरको घर हो। यो स्वर्गको द्वार हो।”

18 अर्को दिन बिहान याकूब चाँडे उठे। उनले त्यस चट्टानलाई उठाए अनि त्यसलाई एक छेऊमा खडा पारे राखे। तब उनले त्यसमा तेल दले। यस प्रकार उनले तस चट्टानलाई परमेश्वरलाई स्मरण गराउने स्तम्भ बनाए।

19 पहिला त्यस ठाउँको नाउँ लूज थियो तर याकूबले त्यसको नाउँ बेतेल राखे।

20 तब याकूबले एउटा प्रतिज्ञा गरे। उनले भने, “यदि परमेश्वर मसँगै रहनु भयो अनि म जहाँ जान्छु त्यहाँ मेरो रक्षा गर्नु भयो भने अनि परमेश्वरले मलाई खान भोजन र लगाउन लगाहरू दिनु भयो भने।

21 यदि म आफ्नो बुबाकहाँ सुरक्षित र शान्तिसित फर्किन सके, यदि परमेश्वरले यी सबै कामहरू मेरो लागि गर्नु भयो भने तब परमप्रभु मेरो परमेश्वर हुनु हुनेछ।

22 त्यो ठाउँ जहाँ मैले त्यो ढुङ्गा उभ्याएँ परमेश्वरको पवित्र स्थान हुनेछ अनि परमेश्वरले मलाई जे दिनुहुन्छ त्यसको एक दशांश म तपाईंलाई चढाउनेछु।”

29

याकूबले राहेललाई भेट्छन्

1 तब याकूबले आफ्नो यात्रा जारी नै राख्यो। त्यो पूर्व तिरको प्रान्तमा गए।

2 याकूबले हेर्‍यो अनि उनले मैदानमा एउटा कृवा देख्यो। त्यहाँ त्यो कृवाको छेउमा तीन बगाल भेडाहरू बसिरहेका थिए। ती भेडाहरूले त्यस कृवामा पानी खान्थे। त्यहाँ एउटा ठूलो ढुङ्गाले त्यो कृवाललाई ढाकेको थियो।

3 जब सबै भेडाहरू त्यहाँ भेला हुन्थे गोठालाहरूले त्यो कृवा माथिको ढुङ्गा पल्टाई दिन्थे। त्यसपछि सबै भेडाहरूले पानी खान्थे र फेरि ती गोठालाहरूले त्यो ढुङ्गाले कृवा छोपिदिन्थे।

4 याकूबले त्यस गोठालाहरूलाई भने, “हे मेराभाइ हो, तिमीहरू कहाँका हो?”

तिनीहरूले उत्तर दिए, “हामी हारानका हौं।”

5 फेरि याकूबले भने, “के तिमीहरूले नाहोरको लाबानलाई चिन्छौ?”

गोठालाहरूले उत्तर दिए, “अँ हामी तिनलाई चिन्छौं।”

6 तब याकूबले भने, “तिनी कुशलै त होलान?”

तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेडाहरू लिएर आइरहेकीछिन।”

7 याकूबले भने, “हेर, अहिले दिउँसो नै छ अनि घाम डुब्नु अझै धेरै समय बाँकी नै छ। अझै, रात पर्छ भनेर तिमीले भेडाहरू जम्मा गर्ने समय भएको छैन। यसर्थ ती भेडाहरूलाई पानी खान देऊ अनि चर्न मैदानमा जान देऊ।”

8 तर ती भेडा गोठालाहरूले भने, “जबसम्म सबै भेडाहरू भेला हुँदैनन् हामी त्यसो गर्न सक्तैनौं। भेडाहरू भेला भइसकेपछि मात्र हामी कृवाबाट ढुङ्गा पल्टाउँछौं र भेडाहरूले पानी खान्छन्।”

9 याकूब भेडा गोठालाहरूसित कुरा गरिरहेको बेला नै राहेल आफ्नो बाबुका भेडाहरू लिएर आई। (आफ्नो बाबुका भेडाहरूको हेरचाह गर्ने काम राहेलको थियो।)

10 राहेल लाबानको छोरी थिइन्। रिबेका लाबानकी बहिनी अनि याकूबकी आमा थिइन्। जब याकूबले राहेललाई देख्यो, तिनी गए अनि कृवाबाट ढुङ्गा पल्टाएर भेडाहरूलाई पानी खान दियो।

11 त्यसपछि उनले राहेललाई चुम्बन गर्‍यो अनि रोयो।

12 याकूबले उसलाई बतायो त्यो उसको परिवारबाट जन्मेको हो। उनले आफूलाई रिबेकाको छोरो भनी चिनायो। यसर्थ राहेल घरतिर दौडिन् अनि आफ्नो बाबुलाई भनिन्।

13 लाबानले आफ्नी बहिनीको छोरोको विषयमा सुने। यसर्थ लाबान उसलाई भेट्न हिँड्यो। लाबानले उसलाई जोडले आँगल्यो, चुम्‍यो अनि घरमा लिएर गए। याकूबले के भएको थियो सम्पूर्ण घटनाको विवरण दियो।

14 त्यसपछि लाबानले भने, “यो आश्चर्य हो! तिमी हाम्रो आफ्नै परिवारको रहेछौं।” यसकारण याकूब त्यहाँ एक महिना बस्यो।

याकूबसित लाबानको चलाखी

15 एक दिन लाबानले याकूबलाई भने, “तिमी मेरो घरमा बिना तलब काम गर्न उचित होइन कारण तिमी आफन्त हो, तर कमारा होइनौं मैले तिमीलाई के दिनु पर्छ?”

16 लाबानकी दुईवटी छोरीहरू थिए। जेठीको नाउँ लेआ अनि सानी चाँहि राहेल थिइन्।

17 लेआका आँखाहरू सुन्दर थिए तर राहेल मनमोहक र सुन्दरी थिइन्।

18 याकूबले राहेललाई माया गर्दथ्यो। याकूबले लाबानलाई भने, “म सात वर्ष सम्म तपाईंको सेवा गर्छु यदि तपाईंले आफ्नी छोरी राहेलसित मेरो विवाह गर्ने अनुमति दिनु भयो भने।”

19 लाबानले भने, “अरू मानिससित विवाह गर्नुभन्दा तिमीसितै विवाह गर्नु उसको निम्ति राम्रो हुनेछ। यसर्थ मसित बस।”

20 याकूबले सात वर्षसम्म लाबानको सेवा गर्‍यो तर उनले राहेललाई अत्यन्तै माया गरेकोले सात वर्ष समय बिताउन केही गाह्रो परेन।

21 सात वर्ष सेवा गरेपछि याकूबले लाबानलाई भने, “राहेललाई मलाई दिनुहोस् म उसलाई विवाह गर्न सक्छु। मैले तपाईंलाई गर्नु पर्ने सेवाको अवधि-शेष भयो।”

22 यसर्थ त्यस ठाउँको सबै मानिसहरूको लागि लाबानले भोज गराए अनि

23 त्यस रात उनकी छोरी लेआ याकूबलाई दिए। याकूब र लेआले त्यस रात सहवास गरे।

24 (लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारीको रूपमा दिए।)

25 बिहान याकूबले चाल पायो राती उसित सुत्ने झैं लेआ थिइन्। याकूबले लाबानलाई भने, “तपाईंले मलाई किन झुक्याउनु भयो। मैले तपाईंको धेरै सेवा गरेँ जसले गर्दा म राहेललाई विवाह गर्न पाऊँ। तपाईंले मलाई किन झुक्याउनु भयो?”

26 लाबानले भने, “हाम्रो देशमा हामी जेठी छोरीको विवाह नभई सानीको विवाह हुन दिदैनौं।

27 विवाह-भोजको हप्ताभरि उसित बस अनि तिमीलाई राहेलसित पनि विवाह गर्ने अनुमति दिन्छु। तर तिमीले अझै सात वर्ष मेरो सेवा गर्नु पर्छ।”

28 यसर्थ याकूबले त्यसै गरे र एक हप्ता पूरा भयो। तब लाबानले आफ्नो छोरी राहेललाई पनि याकूबको पत्नीको रूपमा दिए।

29 (लाबानले आफ्नी कमारी बिलहालाई आफ्नी छोरी राहेलकी कमारीको रूपमा दिए।)

30 यसर्थ याकूबले राहेलसित पनि सहवास गरे अनि उनले लेआलाई भन्दाराहेललाई बढी प्रेम गर्थे उनले लाबानको निम्ति अरू सात साल सेवा गरे।

याकूबको परिवार बढछ

31 परमप्रभुले जान्नु हुन्थ्यो, याकृबले राहेललाई लेआ भन्दाबेसी माया गर्थे। यसर्थ परमप्रभुले लेआलाई एउटा नानी जन्माउन सक्ने योग्य बनाउनु भयो तर राहेल बाँडी रहिन।

32 लेआले छोरो जन्माई अनि त्यसको नाउँ स्बेन राखीन। लेआले छोरोको नाउँ यस्तो राखी किनभने उनले भनीन, “मेरो दुःख परमप्रभुले देख्न भएको छ। मेरा पतिले मलाई प्रेम गर्दैनन, यसर्थ, अब हनुसकछ उनले मलाई प्रेम गर्नेछन।”

33 लेआ फेरि गर्भवती भइन अनि अर्को छोरो जन्माईन। उनले त्यस छोरोको नाउँ शिमोन राखीन। लेआले भनीन, “परमप्रभुले सुन्नु भयो मैले प्रेम पाइन, यसर्थ उहाँले यो छोरो दिनुभयो।”

34 लेआ फेरि गर्भवती भई र छोरो जन्माई। उनले यो छोरोको नाउँ लेवी राखी। लेआले भनी, “अब, निम्न्य मेरा पतिले मलाई प्रेम गर्नेछन। मैले तिनलाई तीनवटा छोराहरू दिएँ।”

35 त्यसपछि लेआले अझ अर्को छोरो जन्माई र उसको नाउँ यहदा राखी। लेआले चौथो छोरोको नाउँ यहदा राखीन कारण उनले भनीन, “अब म परमप्रभुको प्रशंसा गर्नेछु।”

30

1 राहेलले अनुभव गरिन उनले याकृबको निम्ति कुनै नानी जन्माउनु सकेकी थिइन। यसर्थ ऊ आफ्ना दिदीसित डाही भई। यसर्थ राहेलले याकृबलाई भनी, “मलाई नानी दिनु होस् नत्र म गर्नेछु।”

2 याकृब राहेलसित साँढे क्रोधित भयो। उनले भन्यो, “म परमेश्वर होइन। परमेश्वर नै एकजना हुनहुन्छ जसले तिमीलाई बाँडी बनाउनु भयो।”

3 त्यसपछि राहेलले भनी, “तिमीले मेरी कमारी बिल्हालाई राख्न सक्छौ। त्यससित सहवास गर्नुहोस् अनि उनले मेरो निम्ति नानी जन्माउनेछे। तब उनले गर्दा म आमा हुन सक्छु।”

4 यसर्थ राहेलले आफ्नी कमारी बिल्हा आफ्नो पतिलाई दिइ। याकृबले त्यस कमारीसित सहवास गरे।

5 बिल्हा गर्भवती भइन अनि याकृबको निम्ति एउटा छोरो जन्माई।

6 राहेलले भनी, “परमेश्वरले मेरो प्रार्थना सुन्नु भयो र उहाँले मलाई एउटा छोरो दिने निर्णय गर्नु भयो।” यसर्थ राहेलले छोरोको नाउँ दान राखीन।

7 बिल्हा फेरि गर्भवती भइन अनि याकृबको अर्को छोरो जन्माई।

8 राहेलले भनीन, “मैले मेरी दिदीसित साँढे कठिन प्रतियोगिता गर्नु पर्यो अनि अन्तमा मैले उसलाई जितें।” यसर्थ उनले त्यस छोरोको नाउँ नसालि राखीन।

9 लेआले थाहा पाइन, उनले नानी पाउन छोडिन। यसर्थ उनले याकृबलाई आफ्नी नोकनी जिल्पा दिइन।

10 तब जिल्पाले एउटा छोरो जन्माई।

11 लेआले भनीन, “म भाग्यमानी हुँ।” यसर्थ उनले छोरोको नाउँ गाद राखीन।

12 लेआकी कमारी जिल्पाले फेरि अर्को छोरो पाई।

13 लेआले भनीन, “म एकदमै खुसी छु, अब श्री जातिहरूले मलाई सुखी भन्नेछन।” यसर्थ उनले त्यस छोरोको नाउँ आशेर राखीन।

14 गर्हको फसल काट्ने समयमा स्बेन खेतमा गए अनि विशेष प्रकारको फूलहरू* पायो। उसले ती फूलहरू आफ्नी आमा लेआका लागि ल्यायो। तर राहेलले लेआलाई भनी, “तिम्रो छोरोले ल्याएको केही फूलहरू मलाई देऊ।”

15 लेआले भनीन, “तिमीले पहिले मेरा पतिलाई लगिसकेकी छौ, अब मेरो छोरोको विशेष फूलहरू लिन चेष्टा गरिरहेकी छौ।”

तर राहेलले उत्तर दिई, “यदि तिमीले मलाई तिम्रो छोरोले ल्याएको विशेष फूलहरू दियो भने तिमी आज राती याकृबसित सुत्न सक्छौ।”

16 त्यस राती याकृब खेतबाट घरमा फर्कियो। लेआले उसलाई देखिन अनि भेट्न गइन। उनले भनिन, “तपाईं आज राती मसित सुत्नु पर्छ। म तपाईंसित सुत्न पूर्ण तयार भएकी छु। मैले मेरो छोरोले ल्याएको फूलहरू राहेललाई दिएकी छु।” यसर्थ याकृब त्यस राती लेआसित सुते।

17 तब परमेश्वरले लेआलाई फेरि गर्भवती हुन दिनु भयो, उनले पाँचौँ छोरो जन्माइन।

18 लेआले भनिन, “परमेश्वरले मलाई इनाम दिनु भएकोछ कारण मैले मेरा पतिलाई आफ्नी कमारी दिएकीछु।” यसर्थ लेआले आफ्नो त्यो छोरोको नाउँ इसाखार राखीन।

19 लेआ फेरि गर्भवती भइन अनि छैटौँ छोरो जन्माइन।

20 लेआले भनिन, “परमेश्वरले मलाई एकदम अमुल्य उपहार दिनु भयो। अब निम्न्य याकृबले मलाई ग्रहण गर्नेछन कारण उनलाई मैले छवटा छोराहरू जन्माईदिएँ।” यसर्थ उनले त्यस छोरोको नाउँ जबलून राखीन।

21 पछि लेआले एउटी छोरी जन्माई अनि त्यस छोरीको नाउँ दीना राखीन।

22 त्यसपछि परमेश्वरले राहेलको प्रार्थना सुन्नु भयो अनि राहेललाई नानीहरू जन्माउनु सम्भव गराई दिनु भयो।

23 राहेल गर्भवती भई अनि एउटा छोरो जन्माई। राहेलले भनिन, “परमेश्वरले मेरो अपमान हटाइ दिनुभयो अनि मलाई एउटा छोरो दिनु भयो।”

24 यसैकारण राहेले उसको नाउँ यूसुफ यसो भन्दै राखीन, “परमेश्वरले मलाई अझै अर्को छोरो दिऊन।”

लाबानसित याकृबले चलाखी गर्छ

25 यूसुफ जन्मेपछि याकृबले लाबानलाई भन्यो, “अब मलाई आफ्नै घर फर्की जान दिनु होस्।

26 मेरा नानीहरू र पत्नीहरू दिनु होस्, तपाईंको निम्ति चौध वर्षसम्म कठोर सेवा गरेर तिनीहरूलाई पाएको हुँ। तपाईं जान्नु हुन्छ मैले तपाईंको निम्ति राम्रो सेवा गरेकोछु।”

27 लाबानले उसलाई भने, “मलाई केही भन्न देऊ। म जान्दछु तिमीले गर्दा नै परमेश्वरले मलाई आशीर्वाद दिनु भएकोछ।

28 भन मैले तिमीलाई के दिनु पर्ने अनि म तिमीलाई त्यो दिनेछु।”

29 याकृबले उत्तर दियो, “तिमीलाई थाहा छ मैले तिम्रो निम्ति कठोर परिश्रम गरेकोछु। मैले हेरचाह गरेकोले तिम्रा पशुहरू पनि बढेका छन् अनि यो असल भएको छ।

30 म अउदा तिमीसित अतिकति मात्र थियो। तर अहिले चरै भएका छन्। मैले जे पनि गरे तपाईंको निम्ति, त्यसमा परमप्रभुले आशीर्वाद दिनु भएकोछ। अब आफ्नो निम्ति मैले केही गर्नु पर्ने समय आएको छ र मैले आफ्नो घर बनाउनु पर्छ।”

31 लाबानले सोध्यो, “तब मैले तिमीलाई के दिनु पर्ने?”

याकृबले उत्तर दियो, “तपाईंले मलाई केही दिनु पर्दैन। मैले गरेको कामको निम्ति तपाईंले मलाई ज्याला देऊ म चाहन्छु खाली यही एउटा कुरा मलाई देऊ। म फर्केर जान्छु अनि तपाईंका भेडाहरूको हेरचाह गर्नेछु।

* 30:14: विशेष प्रकारको फूलहरू: हिब्रू भाषामा यसको अर्थ हुन्छ “प्रेम क्रिस्वा” मानिसहरूले विश्वास गर्छन् यो विश्वाले श्रीहरूलाई गर्भवती हुन सहायता गर्छ।

32 तर मलाई आज तपाईंका सबै भेडाहरूको माझबाट जान देऊ अनि थोप्ले या सिंगारे प्रत्येक थूमा मलाई लान देऊ, कालो नयाँ बाखा अनि प्रत्येक थोप्ले अनि सिंगारे बाखा लान देऊ। यही मेरो ज्याला हुनेछ।

33 भविष्यमा तपाईंले चाल पाउनु हुनेछ म इमानदार छु। तपाईं मेरो भेडाहरू हेर्न आउन सक्नुहुन्छ। यदि कोही भेडा अथवा बाखा थोप्ले अथवा सिंगारे नभए तपाईं जान्न सक्नुहुन्छ ती मैले चोरको हो।”

34 लाबानले उत्तर दिए, “तिम्रो कुरा म मान्छु। तिमीले जे भन्यौं हामी त्यही गर्नछौं।”

35 अनि यसैकारण त्यस दिन लाबानले सबै टाटेपाटे बाखा र बाख्रीहरू ती सबै सेतो टाटा भएका अनि प्रत्येक काला भेडाका पाठाहरू आफ्नो बथानबाट निकाले। उनले आफ्नो छोरोलाई तिनीहरूलाई हेरचाह गर्नु भने।

36 यसर्थ छोरो चाँहिले सबै दाग भएका भेडा बाखाहरू लिएर अर्कै भूमिमा गए। तिनीहरू तीन दिनसम्म यात्रा गरे। याकृब बसे अनि रहेको वस्तुहरूको हेरचाह गरे। तर त्यहाँ थोप्ले तथा कालो भेडा बाखाहरू कुनै पनि थिएन।

37 यसर्थ याकृबले बदाम र पहाडी पिपलका काँचो हाँगाहरू काटेर बोक्रा ताख्यो जसले गर्दा ती हाँगाहरूमा सेतो धर्काहरू भए।

38 याकृबले ती हाँगाहरू पानी भएको ठाउँमा भेडा-बाखाहरूको अधि राख्यो। जब पशुहरू पानी पिउन आए तब त्यहाँ तिनीहरूले प्रजनन क्रीडा पनि गरे।

39 जब ती पशुहरू ती हाँगाहरूको सामुने प्रजनन क्रीडामा लागे तब तिनीहरूले जो पाठाहरू जन्माए कालो, सिंगारे अनि थोप्ले थिए।

40 याकृबले ती कालो, सिंगारे अनि थोप्ले पशुहरूलाई अरूबाट बेल्ने राख्यो। उनले यसरी आफ्नो पशुहरू लाबानको पशुहरूबाट बेल्ने गर्‍यो अनि तिनीहरूलाई लाबानको भेडा बाखाहरूसित मिसिन दिएन।

41 जहिले पनि कुनै स्वास्थ्य भेडाहरू प्रजनन क्रीडामा लाग्थे तब याकृबले ती दागवाला हाँगाहरू तिनीहरूको नजरअधि राखि दिन्थ्यो। ती हाँगाहरूको सामुने ती भेडा बाखाहरू प्रजनन क्रीडा गर्थे।

42 तर जब कमजोर भेडा बाखाहरू प्रजनन क्रीडामा लाग्थे तब याकृबले ती हाँगाहरू तिनीहरूको सामुनेमा राख्दैनथ्यो। यसरी कमजोर पशुहरूबाट जन्मेका पाठाहरू लाबानको हुन्थे। स्वास्थ्य पशुहरूबाट जन्मेका पाठाहरू सबै याकृबको हुन्थे।

43 यसरी याकृब धेरै धनी भयो। उसित धेरै भेडा बाखा, धेरै नोकरहरू ऊँट र गधाहरू थिए।

31

विदाइको बेला याकृब भाग्न

1 एकदिन याकृबले लाबानको छोराहरू कुरा गरिरहेको सुन्यो। तिनीहरूले भने, “हाम्रा बाबुसित भएको सम्पत्तिहरू याकृबले सबै लग्यो। याकृब धनी मानिस भयो। अनि उनले हाम्रा बाबुको सबै सम्पत्तिहरू लग्यो।”

2 याकृबले तब महसूस गरे लाबानसित उसको सम्बन्ध निश्चय नै पहिले जस्तो छैन।

3 परमप्रभुले याकृबलाई भन्नुभयो, “तिम्रा पुर्खाहरू जहाँ थिए, त्यही तिम्रो भूमिमा जाऊ म तिमीसँग हुनेछु।”

4 यसर्थ याकृबले राहेल र लेआलाई भेडा बाखाहरू राख्ने खेतमा भेट्नु भन्यो।

5 राहेल र लेआलाई याकृबले भने, “मैले थाहा पाएँ तिम्रा बाबु मसित रिसाएका छन्। तिनी मसित सधैं पहिले जस्तो राम्रो कुरा गर्दैनन्।

6 तिमीहरू दुवैजनालाई थाहा छ तिम्रा बाबुको निम्ति त्यति मेहनत गरेँ जति मैले गर्न सक्थेँ।

7 तर तिमीहरूका बाबुले मलाई धोका दिए। उनले मेरो ज्याला दश पल्ट बढूली गरे। तर यी सबै समयमा परमेश्वरले मलाई उनको धोकाबाट बचाउनु भयो।

8 “एक पल्ट लाबानले भने, ‘तिमीले थोप्ले जति सबै बाखाहरू राख्न सक्छौ, यही तिम्रो ज्याला हुनेछ।’ जब उनले त्यसो भने, तब सबै पशुहरूले सिंगारे पाठाहरू बियाए। यसर्थ ती सबै मेरा थिए। तर लाबानले भने, ‘म थोप्ले बाखाहरू राख्छु। सबै सिंगारे बाखाहरू तिमी राख्न सक्छौ। त्यही तिम्रो ज्याला हुनेछ।’ तिनले त्यसो भनेपछि सबै पशुहरूले सिंगारे पाठाहरू बियाए।

9 यसर्थ परमेश्वरले सबै पशुहरू तिम्रो बाबुबाट लिएर मलाई दिनु भएको छ।

10 “पशुहरू जब प्रजनन क्रीडामा थिए मैले एउटा सपना देखेँ। मैले देखेँ ती सबै नर पशुहरू जो प्रजनन क्रीडामा लागेका थिए तिनीहरू मात्र थोप्ले र सिंगारे थिए।

11 परमेश्वरका स्वर्गदूतले सपनामा मसित कुरा गरे। स्वर्गदूतले भने, ‘याकृब।’

“मैले भने, ‘हजुर।’

12 “त्यो स्वर्गदूतले भने, ‘हेर, खाली थोप्ले र सिंगारे बाखाहरू मात्र प्रजनन क्रीडामा छन्। म यस्तै गराउँदै छु। लाबान तिमीसित सबै भूल काम गरिरहेका छन्। सबै नयाँ जन्मेका पाठा-पाठीहरू तिम्रा हुन् भनेर म यस्तो गरिरहेको छु।

13 म तिमी कहँ बेतेलमा आउने परमेश्वर हुँ। त्यस ठाउँमा तिमीले एउटा वेदी बनायो। तिमीले त्यस वेदीमा भद्राक्षको तेलले अभिषेक गर्‍यो अनि त्यस ठाउँमा तिमीले मसित भाकल गरेका थियो। अब म चाहन्छु तिमी आफ्नो भूमि जहाँ तिमी जन्मेका थियो त्यहाँ जान तयार होऊ।”

14-15 राहेल अनि लेआले याकृबलाई उत्तर दिए, “हामीले हाम्रो बुबाबाट उनको मृत्युपछि पाउने केही छैन। उनले हामीसित पराई जस्तो व्यवहार गरे। उनले हामीलाई तिमीकहाँ बेचिदिए। अनि त्यो बाहेक उनले पैसाको प्रत्येक भाग खर्च गरे जो हाम्रो कारण पाएका थिए।

16 परमेश्वरले हाम्रो बाबुबाट सबै सम्पत्ति लिनु भयो अनि अहिले त्यो हाम्रो र हाम्रो नानीहरूको निम्ति भयो। यसर्थ तिमीले त्यही गर्नु पर्छ, जुन परमेश्वरले गर्नु भन्नु हुन्छ।”

17 यसर्थ याकृब आफ्नो यात्राको निम्ति तयार भयो। उनले आफ्नो पत्नीहरू र नानीहरूलाई ऊँटमाथि राख्यो।

18 तब तिनीहरूले कनान भूमिमा जहाँ उसको बाबु बसे गर्दथिए त्यहाँबाट फर्कनको निम्ति यात्रा शुरू गरे। याकृब आफ्ना सबै पशुहरू तिनीहरूको अधि अधि हिड्यो। पदनराममा हुँदा जे जति तिनले हासिल गरेका थिए प्रत्येक चीज उनले लग्यो।

19 त्यस समय लाबान आफ्नो भेडाहरूको ऊन काट्न गएका थिए। जब ती गएका थिए, राहेल उनको घरमा गइन् अनि आफ्नो बाबुको झट्टो देवता चोरेर ल्याइन्।

20 याकृबले अरामी लाबानलाई धोका दिए। उनले आफू जाने कुरो लाबानलाई भनेनन्।

21 याकृबले आफ्नो जहान परिवार र आफ्ना सबै चीज बीजहरू लग्यो अनि चडि हिड्यो। तिनीहरूले यूफ्रेटिस नदी पार गरी गिलादको पहाडी भूमितिर यात्रा गरे।

22 तीन दिनपछि मात्र याकृब भागेको कुरा लाबानले थाहा पाए।

23 यसैकारण लाबानले आफ्ना मानिसहरू भेला गरे अनि याकृबलाई फछ्याउन शुरू गरे। सात दिनपछि लाबानले याकृबलाई गिलादको पहाडी क्षेत्रमा भेटे।

24 त्यस रात परमेश्वर लाबानको सपनामा देखा पर्नु भयो। परमेश्वरले भन्नुभयो, “होशियार हुनु, याकूबलाई जे भन्छौ प्रत्येक शब्दको निम्ति होशियार हुनु।”

चोरिएका देवताहरूको खोजी

25 अर्को दिन बिहानै लाबानले याकूबलाई पक्रिए। याकूबले पर्वतमाथि आफ्नो पाल लगाएको थियो। यसर्थ लाबान अनि उनका मानिसहरूले पनि गिलादको पहाडी ठाउँमा पाल हाले।

26 लाबानले याकूबलाई भने, “मलाई किन धोका दिइस्? मेरो छोरीहरूलाई तैले लडाइँमा कैदी जस्तो बनाए किन लगिस्?”

27 मलाई नभनी किन भागिस्? यदि मलाई भनेको भए म भोज गराउने थिएँ। त्यहाँ नाच गान हुनेथियो।

28 तैले मेरा नातिहरूलाई म्वाइँ खान अनि छोरीहरूलाई बिदाइगर्न पनि दिइन्स्। यो सब गरेर तँ सधैं मूर्ख भइस्।

29 वास्तवमा तँलाई चोट पुर्याउने शक्ति मसँग छ, तर हिजो राती तेरो बाबुको परमेश्वर मेरो सपनामा देखा पर्नु भयो। कुनै प्रकारले पनि तँलाई चोट नपुर्याउनु भनी मलाई चेतावनी दिनु भयो।

30 म जान्दछु तँ तेरो घर जान चाहन्छस् र त्यसकै निम्ति तँ हिडिस्। तर मेरो घरबाट देवताहरू किन चोरिस्?”

31 याकूबले भन्यो, “म डराएको हुनाले तिमीलाई नभनी म हिंडे। मैले सोचे तिमीले तिम्रो छोरीहरू मबाट खोसेछौ,

32 तर मैले तिम्रा देवताहरू चोरको छैन। यहाँ मसित हुनेहरू जोसित तिम्रो देवताहरू पाइन्छन् त्यस मानिसको हत्या गरिनेछ। तिम्रा मानिसहरू मेरा गवाहीहरू हुनेछन्। तिमीले तिम्रा चीजहरू तलाश गर्न सक्छौ र यदि तिम्रो केही पाइयो भने लान सक्छौ।” (राहेलले लाबानको घरबाट देवताहरू चोरी ल्याएको याकूबलाई थाहा थिएन)।

33 लाबान याकूबको छाउनीभित्र गएर खोज-तलाश गरे। उनले पहिले याकूबको अनि लेआको पालको तलाश गरे। त्यसपछि दुइ कमारी आइमाईहरू बसेका पालको तलाश गरे। तर ती पालहरूमा उनले खोजेका देवताहरू पाइएनन्। त्यसपछि लाबान राहेलको पालमा गए।

34 राहेलले ती देवताहरू ऊँटको जीनमुनि लुकाएकी थिइन् अनि त्यसैमाथि बसेकी थिइन्। लाबानले सम्पूर्ण पाल चहारे र उनले देवताहरू भेट्न सकेनन्।

35 अनि राहेलले आफ्नो बाबुसित भनिनु, “बूबा मसित नरिसाउनु है, म तपाईंको अघि उभिन असमर्थ छु कारण अहिले मेरो मासिक धर्म चलिरहेको छ।” यसर्थ लाबानले पालमा खोजी गरे तर उनले देवताहरू कहीं पाएनन्।

36 तब याकूब अत्यन्तै क्रोधित भए भने, “मैले के कसुर गरेको छु? मैले कुन कानून भङ्ग गरेको छु? मलाई खेद र रोक्ने अधिकार तिमीले कसरी पायो?”

37 मेरो माल समान जे जति छ, सब तलाश गर्थौ तर कहीं केही पाएनौ, जो तिम्रो हो। यदि तिमीले केही पायो भने तब मलाई देखाऊ। यहाँ राख मेरा मानिसहरूले देख्न सक्न। मेरा मानिसहरूले निर्णय लिन सक्नु हामी माझ को सही छ।

38 मैले बीस वर्ष तिम्रो सेवा गरे। मेरो सेवाकालमा तिम्रो कुनै पनि भेडी र अरू बाख्रीको गर्भपात भएन। अनि मैले तपाईंका भेडोहरूबाट कुनैलाई खाइँनँ।

39 जहिले पनि जंडुगली जनावरले कुनै भेडा अनि बाख्रा खाए, त्यो जंडुगली जनावरले मारेको भेडा अथवा बाख्रको अवशेष मात्रै तिमीकहाँ कहिल्यै ल्याइँन। म सधैं तिमीले मलाई मागेको पूरा दाम तिर्न। म दिन रात लुटिएको थिएँ।

40 दिउँसोको घामले मेरो शक्ति नष्ट गर्थो अनि रातको चिसोले निद्रा लग्यो।

41 बीस वर्षसम्म कमारा झैं तिम्रो सेवा गरे। पहिलो चौध वर्ष तिम्री दुइवटी छोरीहरूको निम्ति अनि पछिको छ वर्ष तिम्रो वस्तुहरू पाउनको निम्ति खटें। अनि त्यस समयमा तिमीले मेरो ज्याला दश पल्ट हेरेफेर गर्थौ।

42 तर मेरा पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर अनि इसहाकको परमेश्वरको डर मसित थियो। यदि परमेश्वर मसित नहुनु भएको भए तिमीले मलाई रितो बता फर्काइ दिनेथ्यौ। मैले भोगेको कष्ट परमेश्वरले देख्नु भयो, मैले गरेको काम परमेश्वरले देख्नु भयो, अनि हिजो राती परमेश्वरले प्रमाणित गर्नु भयो कि म सही छु।”

याकूब र लाबानको सन्धि

43 लाबानले याकूबलाई भने, “यी स्त्रीहरू मेरी छोरीहरू हुन्। यी नानीहरू मेरा हुन्। अनि यी पशुहरू सब मेरा हुन्। यहाँ तिमी जे पनि देख्छौ सबै मेरो हुन्। तर म मेरी छोरीहरू र नानीहरूको विषयमा केही गर्न सक्तिँनँ।

44 यसर्थ म तिमीसित एक सम्झौता गर्न तयार छु। हामीबीच सम्झौता भएको प्रमाणको रूपमा दुइगाको एउटा थुप्रो बनाऊ।”

45 उनले सम्झौता गरेको हो भनी देखाउन याकूबले एउटा ढूलो दुइगा ल्याएर त्यहाँ राख्यो।

46 उनले आफ्नो मानिसहरूलाई केही दुइगाहरू ल्याएर थुपार्न लगायो। तब तिनीहरूले त्यो दुइगाको थुप्रो नजिक बसेर खाए।

47 लाबानले त्यस ठाउँको नाउँ “यगसहदता” राखे। तर याकूबले त्यस ठाउँको नाउँ गलेद राख्यो।

48 लाबानले याकूबलाई भने, “यो दुइगाको थुप्रोले हामी दुवैलाई हामीबीचको ‘सम्झौता’ सम्झना गराउनमा सहायता गर्नेछ।” यस कारण उसले त्यस ठाउँको नाउँ गलेद राख्यो।

49 लाबानले भने, “हामी एक अर्कामा छुट्टीदा परमेश्वरले हामीलाई हेरुन्।” यसकारण त्यस खाँमोको नाउँ मिस्रपा राख्यो।

50 त्यपछि लाबानले भने, “यदि मेरी छोरीहरूलाई कुनै चोट पायो भने, याद राख, परमेश्वरले तिमीलाई सजाय दिनु हुनेछ। यदि तिमीले अर्की आइमाई विवाह गरे, याद राख परमेश्वरले हेरि रहनु भएको छ।

51 यहाँ यी दुइगाहरू छन् जसले बताउछन् हामीबीच सम्झौता भएको छ।

52 दुइगाहरूको थुप्रो र विशेष दुइगाहरूले हामीलाई आफ्नो सन्धि सम्झना गराउन सहायता पुर्याउँछ। तिमीसित लडनु यस दुइगाको पल्लो पटि म कहिल्यै जाने छैन र त्यसरी नै मसित लड्नु तिमी कहिल्यै यो दुइगाबाट यता अघि आउने छैनौ।

53 यदि हामीले यो सम्झौता भङ्ग गर्थौ भने अब्राहामका परमेश्वर, नाहेरका परमेश्वर र उनीहरूको पुर्खाहरूका परमेश्वरले हाम्रो न्याय गर्नुहुनेछ।” याकूबका बाबु इसहाकले परमेश्वरलाई “भय” नाउँले बोलाए। यसर्थ याकूबले सम्झौतामा त्यो नाउँ प्रयोग गरे।

54 त्यपछि याकूबले एउटा पशु मार्थो र पहाडमा बल्लिदान स्वरूपमा चढायो अनि उनले आफ्नो पुरुष मानिसहरूलाई भोजमा भाग लिन निम्तो दियो। खाना शेष भएपछि तिनीहरूले त्यस रात त्यही पर्वतमा बिताए।

55 अर्को दिन बिहानै लाबानले आफ्नो नाति-नातिनीहरूलाई म्वाइँ खाए अनि छोरीहरूलाई विदा दिए। उनले तिनीहरूलाई आशीर्वाद दिए अनि घरतिर फर्किए।

32

एसावसित फेरि भेट

- 1 याकूबले पनि त्यो ठाउँ छोड्यो। जब ऊ यात्रा गरिरहेको थियो उनले परमेश्वरको स्वर्गदूतहरूलाई देख्यो।
 - 2 जब याकूबले तिनीहरूलाई देख्यो, उसले भन्यो, “यो परमेश्वरको शिविर हो।” यसैकारण उसले त्यस ठाउँको नाउँ महनोम राख्यो।
 - 3 याकूबको दाज्यू एसाव सईर नाउँको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकूबले एसावकहाँ दूतहरू पठायो।
 - 4 याकूबले आफ्ना दूतहरूलाई भन्यो, “यी कुराहरू मेरा मालिक एसावलाई भन, ‘तपाईंका सेवक याकूब भन्छु; म लावानसँग याति लामो समय सम्म बसिरहेकोछु।
 - 5 मसित गाई, गधा, भेडाहरू र नोकर-नोकनी छु। महाशय, तपाईंले हामीलाई ग्रहण गर्नु होस् भनी यो समाचार पठाउँदछु।”
 - 6 ती दूतहरू याकूबकहाँ फर्केर आए अनि भने, “हामी तपाईंका दाज्यू एसावकहाँ गयौं। उनी तपाईंलाई भेट्न चार सय मानिसहरू सहित आउँदछन्।”
 - 7 त्यस समाचारले याकूबलाई आतंकित बनायो। उनले आफूसित भएका मानिसहरूलाई दुई भागमा बाँड्यो। उनले गाई-वस्तु, भेडा बाख्राहरू र ऊँटहरू दुई भाग पार्यो।
 - 8 याकूबले सोच्यो, “एसाव आएर ध्वंश पारे पनि एक भाग चाँहि भागेर बाँच्न सक्छ।”
 - 9 याकूबले भने, “हे मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसाहाकका परमेश्वर! म प्रमथु तपाईंले मलाई आफ्नो भूमि र परिवार भएको ठाउँमा जान भन्नुभयो। तपाईंले भन्नुभयो तपाईंले मलाई राम्रो गर्नु हुनेछ।
 - 10 तपाईं मेरो निम्ति अति दयालु हुनु हुन्छ। अनि तपाईंले मेरो निम्ति धेरै असल कार्यहरू गर्नु भएको छ। म पहिलो चोटी यर्दन नदी पारी यात्रा गर्दा मसँग टेकनी लोठी बाहेक केही थिएन। तर अहिले मसित यति धेरै चीजहरू छन् म ती चीजहरू दुई भागमा बाँड्न सक्छु।
 - 11 म तपाईंसित प्रार्थना गर्छु कृपा गरेर मलाई मेरो दाज्यू एसावबाट बचाउनु होस्। म ऊसित डराएको छु। किनभने ऊ आउँछ अनि मलाई मार्नेछ, उनले नानीहरूको आमा तथा नानीहरू पनि मार्नेछ।
 - 12 तर तपाईं आफैले भन्नुभयो, ‘म निश्चय नै तिमी उन्नति गराउने छु अनि तिमी सन्तानहरू संख्यामा यति धेरै बनाउने छु तिनीहरू समुद्रको बालुकाका कणभन्दा बढी हुनेछन् अनि तिनीहरूलाई गन्ती गर्न सकिन्छ।’”
 - 13 अनि याकूबले त्यो रात त्यही बितायो। उनले उसको दाज्यू एसावको निम्ति केही उपहार तयार पार्यो।
 - 14-15 याकूबले दुई सयवटा बाख्रा, बीसवटा बोका, दुई सयवटा भेडा, बीसवटा दुलो भेडा, तीसवटा दुधारू ऊँट माऊहरू बाछाहरू समेत एकतिर छुट्टयायो।
 - 16 याकूबले प्रत्येक बथान पशुहरू आफ्नो नोकरहरूलाई दियो। तब उनले नोकरहरूलाई भने, “पशुहरूको प्रत्येक हललाई छुट्टयाऊ। मभन्दा अघि जाऊ अनि प्रत्येक हलको बीचमा केही दूरी होस्।”
 - 17 याकूबले तिनीहरूलाई आदेश दियो। पशुहरूको पहिलो हलको नोकरलाई उनले भने, “मेरो दाज्यू एसाव जब तेरो अघि आएर सोध्छ, ‘यी कसका पशुहरू हुन्? तँ कहाँ जाँदैछस्? तँ कसको नोकर होस्?’
 - 18 तैले उत्तर दिनु ‘यी पशुहरू तपाईंको दास याकूबका हुन्। उनले यी सब पशुहरू आफ्नो मालिक एसावलाई उपहार दिन पठाएका हुन्। याकूब पनि हाम्रोपछि आउँदै हुनुहुन्छ।’”
 - 19 याकूबले दोस्रो, तेस्रो नोकरहरू र सबै अरू नोकरहरूलाई पनि यही कुरा गर्नु भनी आज्ञा दियो। उनले भने, “जब तिमीहरूले एसावलाई भेट्छौ तब यही कुरा गर्नु।
 - 20 तिमीहरूले भन्ने छौ, ‘यो तपाईंलाई उपहार हो, अनि तपाईंको दास याकूब पनि मानिसहरूको पछि-पछि आउँदछन्।’”
 - 21 याकूबले सोच्यो, “यदि यी उपहारहरूसँगै मानिसहरूलाई पठाएँ भने हुनसक्छ एसावले मलाई क्षमा गर्ला अनि मलाई स्वीकार गर्नेछ।”
 - 22 यसकारण उसले पहिला उपहार पठायो अनि ऊ त्यस राती शिविरमा नै बस्थ्यो।
 - 22 त्यसपछि राती उठेर उनले त्यो ठाउँ छोड्यो। उसले आफूसँग दुइ पत्नी, दुइ कम्पारी अनि आफ्नो एघारजना छोराहरूलाई लिएर हिंड्यो। घाटमा पुगेर याकूबले यब्बोक नदी पार गर्‍यो।
 - 23 उसले आफ्नो परिवारलाई नदी पारी पठायो अनि ऊसँग भएका प्रत्येक चीज नदी पारी पठायो।
- परमेश्वरसित लडाइँ
- 24 याकूब नदी तर्ने अन्तिम मानिस थियो। तर नदी तर्नुअघि जब याकूब एकलै थियो, एकजना मानिस आयो अनि ऊसित कुशती लड्न थाल्यो। त्यस मानिसले घाम झल्किञ्जेलसम्म कुशती लड्यो।
 - 25 त्यस मानिसले थाहा पायो ऊ याकूबलाई जित्र योग्य छैन। यसैकारण उनले याकूबको नित्मबको खोपिलटामा हिकार्यो। याकूबको नित्मब जोनीबाट फूस्कियो जब ऊ त्यस मानिससँग कुशती लड्दै थियो।
 - 26 तब त्यस मानिसले याकूबलाई भने, “मलाई जान देऊ। सूर्योदय भइरहेको छ।”
 - तर याकूबले भन्यो, “जबसम्म तिमी मलाई आशीर्वाद दिँदैनौ म तिमीलाई जान दिने छैन।”
 - 27 अनि त्यस मानिसले उसलाई भन्यो, “तिमी नाउँ के हो?”
 - अनि याकूबले उत्तर दियो, “मेरो नाउँ याकूब हो।”
 - 28 तब त्यो मानिसले भने, “तिमी नाउँ याकूब रहने छैन। अब तिमी नाउँ ‘इसाएल’ हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्र अयोग्य भए।”
 - 29 तब याकूबले उनलाई सोधे, “दया गरी मलाई तँपाइको नाउँ बताउनु होस्।”
 - तर त्यस मानिसले भने, “तिमीले मेरो नाउँ किन सोध्नु पर्यो?” त्यस बेला त्यस मानिसले याकूबलाई आशीर्वाद दियो।
 - 30 यसर्थ याकूबले त्यस ठाउँको नाउँ पनीएल राख्यो। याकूबले भन्यो, “मैले यस ठाउँमा परमेश्वरलाई सुखा-मुख देखेको थिएँ तर अझै मेरो जीवन सुरक्षित थियो।”
 - 31 उनले जब त्यो ठाउँ छोड्यो, सूर्य उदायो। याकूब आफ्नो खुट्टाले गर्दा खोल्च्यङ्ग-खोल्च्यङ्ग गर्दै हिंड्दैथियो।
 - 32 यसर्थ आजसम्म पनि इस्राएलका मानिसहरूले कम्मरको जोडनीको मासु खाँदैनन् कारण त्यही मांसपेशी हो जसमा याकूबलाई चोट लागेको थियो।

33

याकूबको साहस प्रदर्शन

- 1 याकूबले हेर्यो अनि एसाव आउँदैगरेको देख्यो। एसाव आइरहेको थियो अनि चार सय मानिसहरू ऊसंग थिए। याकूबले आफ्नो परिवारलाई चार दलमा बाँड्यो। लेआ र उसको नानीहरू एउटा दलमा अनि राहेल र यूसुफ अर्को एक दलमा अनि दुइवटी कमारीहरू र तिनीहरूको नानीहरूलाई दुइ दलमा।
- 2 याकूबले कमारीहरू र तिनीहरूका नानीहरूलाई आगाडि राख्यो। त्यसपछि तिनीहरूको पछि उनले लेआ र उसका नानीहरूलाई राख्यो। अनि अन्तमा याकूबले राहेल र यूसुफलाई राख्यो।
- 3 याकूब आफै तिनीहरूको अगि गए अनि उसको आफ्नो दाज्यको नजिक नपुगञ्जेल सम्म सात पल्ट भइँतिर घोप्ट्यो।
- 4 एसाव उसलाई भेट्न दुर्यो अनि उसलाई अँगालो हाल्यो। उनले आफ्नो भाइको छातीमा हात राख्यो र उसलाई म्वाइँ खायो अनि तिनीहरू रोए।
- 5 त्यसपछि एसावले हेर्यो अनि झीहरू र नानीहरूलाई देखेर भने, “तैसित यी को हुन?”
- 6 याकूबले भने, “यी नानीहरू परमेस्वरले तिम्रा दासलाई दिनु भएका हो। परमेस्वरले मलाई दया गर्नु भएको छ।”
- 7 त्यसपछि ती दुइ कमारीहरू र नानीहरू एसाव नजिक पुगे अनि उसकोअधि निहुरिए।
- 8 त्यसपछि लेआ र तिनका नानीहरू एसावकहाँ गए अनि तिनलाई निहुरिएर ढोगे। राहेल र यूसुफले पनि त्यसै गरे।
- 9 एसावले भने, “आउँदा बाटोमा मैले जो मानिसहरू देखे तिनीहरू को हुन? अनि ती सब पशुहरू के को निम्ति हुन?”
- 10 याकूबले उत्तर दियो, “तिनीहरू सब तिम्रीलाई मेरो उपहार हुन जसले गर्दा तिम्रीले मलाई स्वीकार गर्छौं।”
- 11 यत्र एसावले भने, “भाइ, तैले मलाई केही दिनुपर्दैन कारण मसँग प्रशस्त छ।”
- 12 याकूबले भने, “होइन, म तिम्रीलाई बिन्ती गर्छु, यदि तिम्रीले मलाई स्वीकार गर्छौं भने यो मेरो उपहार पनि दया गरी स्वीकार गर्न पर्छ। तिम्रीलाई दोस्रो पल्ट देख्न पाउँदैन म अत्यन्तै अनन्दिता छु। मलाई परमेस्वरले अनुग्रहले मिलाए जस्तै लागेको छ। म अत्यन्तै खुशी छु तिम्रीले मलाई स्वीकार्यो।
- 13 यसकारण म बिन्ती गर्छु जो उपहार म दिदैंछु त्यो स्वीकार गर। परमेस्वर ममाथि अत्यन्तै दयालु हुनुहुन्छ। मसँग मेरो आवश्यकताभन्दा बेसी छ।” यसरी याकूबले एसावसित उपहार स्वीकार गर्न बिन्ती गर्यो। यसकारण एसावले याकूबको उपहार स्वीकार गर्यो।
- 14 त्यसपछि एसावले भने, “अब तैले आफ्नो यात्रा जारी राख्न सक्छस र म तँसँगै जानेछु।”
- 15 तर याकूबले भने, “तिम्रीलाई थाहा भयो कि अहिले मेरा नानीहरू एकदमै दुर्बल छन् अनि मैले मेरा भेडाहरू तथा तिनका थुमाहरूको पनि हेरचाह गर्नु पर्छ। यदि मैले तिनीहरूलाई दिउँसो धेरै बेरसम्म हिडाएँ भने हुन सक्छ ती पशुहरू मर्छन्।
- 16 यसकारण तिम्रीअधि जाऊ र म बिस्तारै-बिस्तारै तिम्रोपछि आउँछु। म पशुहरू अनि तिनीहरूका बच्चाहरू बचाउँको लागि बिस्तारैसित आउँछु, अनि म अत्यन्तै बिस्तार आउँछु कारण मेरा नानीहरू धेरै नथाकून म तिम्रीलाई सेइरमा भेट्नेछु।”
- 17 यसकारण एसावले भने, “तब म मेरा केही साथीहरूलाई तेरो सहायताको निम्ति छोडी दिन्छु।”
- 18 तर याकूबले भन्यो, “यो तिम्रो विशेष दया हो। तर यसो गर्नु कुनै आवश्यकता छैन।”
- 19 यसकारण त्यो दिन एसाव सेइर फर्कियो।
- 20 तर याकूब सुक्कोत गए अनि त्यहाँ उनले एउटा घर र पशुहरूको निम्ति सानो खोर बनायो। यही कारणले यस ठाउँको नाउँ सुक्कोत राखियो।
- 21 यसर्थ याकूब पढन-आरामबाट कनान देशको शेकेमसम्म सरुक्षित यात्रा गरेर आयो। उनले शहरको पूर्वमा आफ्नो पाल हाल्यो।
- 22 उनले जहाँ आफ्नो पाल हालेको थियो त्यस ठाउँ शेकेमको बाबु हमोरको परिवारबाट किनेको थियो। त्यसको निम्ति याकूबले एक सय चाँदीका सिक्का दियो।
- 23 त्यहाँ उसले एउटा वेदी बनायो अनि त्यसको नाउँ “एल इसाएलका परमेस्वर राख्यो।”

34

दीनाको बलात्कार

- 1 दीना याकूब र लेआकी छोरी थिइन्। एक दिन दीना त्यस देशकी स्त्रीहरू हेर्न बाहिर गइन्।
- 2 त्यस देशका राजा हमोरका छोरा शेकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो।
- 3 शेकेम दीनासित प्रेम गर्न थाल्यो अनि उनीसित विवाह गर्ने इच्छा गर्यो।
- 4 शेकेमले आफ्नो बाबुलाई भने, “दया गरी यस केटीलाई हासिल गर्नु होस् म यससित विवाह गर्नु सकूँ।”
- 5 याकूबले थाहा पायो शेकेमले उसकी छोरीसित खुबै नराप्पो व्यवहार गर्यो। तर याकूबका सबै छोराहरू गाई-वस्तुहरूसित मैदानमा थिए। यसर्थ तिनीहरू नफर्कुञ्जेल केही गरेनन्।
- 6 त्यस समय शेकेमका बाबु हमोर याकूबसित कुरा गर्न गए।
- 7 जब याकूबका छोराहरूले यस बारे सुने तिनीहरू खेतबाट आए। तिनीहरू उत्तेजित भएर धेरै रिसाए किनभने शेकेमले यस्तो कामगरेका थियो जो इसाएलमा गर्नु हुँदैन थियो। शेकेमको घृणात्मक कार्य सुनेर सबै दाज्य-भाइहरू खेतबाट बाहिर निस्किए।
- 8 तर हमोरले ती दाज्य-भाइहरूसित कुरा गर्यो। उनले भने, “मेरो छोरो शेकेमले दीनालाई खुबै चाहन्छ। दया गरी उसलाई विवाह गर्न दिनुहोस्।
- 9 यस विवाहले बुझाउँछ हामीमाझ एउटा विशेष सम्झौता भएको छ। त्यसपछि हाम्रा मानिसहरूले तिमीहरूका छोरीहरू विवाह गर्न सक्छन् अनि त्यसरी नै तिम्रा मानिसहरूले हाम्रा छोरीहरू विवाह गर्न सक्छन्।
- 10 तिमीहरू हामीसितै यसै भूमिमा बस्न सक्छौं। तिमीहरू जमीनको मालिक हुन सक्छौं र स्वतन्त्र रूपले व्यापार गर्न सक्छौं।”
- 11 शेकेमले पनि याकूब अनि तिनका छोराहरूसित कुरा गर्यो। उनले भने, “दया गरी मलाई ग्रहण गर्नु होस् अनि तपाईंहरूले भनेका कुरा म जेपनि गर्नेछु।
- 12 यदि तपाईंहरूले दीनालाई मसित विवाह गर्न दिनु भयो भने म तपाईंहरूले मागेको उपहार दिनेछु। तपाईंहरू जे चाहनु हुन्छ त्यही दिनेछु तर मलाई दीनासित विवाह गर्न दिनुहोस्।”
- 13 शेकेम र उसको बाबु हमोरसित याकूबका छोराहरूले झट्टो बोल्ने निर्णय गरे। तिनीहरू अझै पनि बौलाहा जस्तै थिए किनभने शेकेमले आफ्नी बहिनी दीनासित साह्रै थिनलाग्दो कुकर्म गरेको थियो।
- 14 यसर्थ ती दाज्य-भाइहरूले शेकेमलाई भने, “हामी हाम्री बहिनीसित तिम्रीलाई विवाहको अनुमति दिन सक्तौने कारण तिम्री अझसम्म खतना गरिएका छैनौं। हाम्री बहिनीको तिम्रीसित विवाह गर्नु एउटा भूल कर्म हुनेछ।

- 15 तर हामी हाम्री बहिनीसित विवाह गर्न अनुमति दिन सक्छौं यदि तिमीले यो काम गर्यौं भने तिम्रा शहरका प्रत्येक पुरुषहरू हामी जस्तै खतना गरिनु पर्छ।
- 16 त्यसपछि तिम्रा पुरुषहरूले हामीहरूका छोरी विवाह गर्न सक्छन् अनि हाम्रा पुरुषहरूले पनि तिमीहरूका छोरीसँग विवाह गर्न सक्छन्। तब हामी एक हुनेछौं।
- 17 यदि खतना गराउन अस्वीकार गरे दीनालाई हामी लैजानेछौं।”
- 18 यस सम्झौतामा हमोर र शकेम दुवै खुशी भए।
- 19 दीनाका दाज्यहरूले भनेको कुरामा शकेम साँझै खुशी भयो। आफ्नो परिवारमा शकेम अति आदरणीय मानिस थियो।
- 20 हमोर र शकेम शहरको समावेश स्थलमा गए। तिनीहरूले शहरवासीहरूसित कुरा गरे र भने,
- 21 “यी मानिसहरू हामीसित मैत्रीपूर्ण छन्, तिनीहरूलाई हामीहरूमाझ बस्न अनि व्यापार गर्न दिऊं। जहाँसम्म भूमिको कुरा छ, हेर, हामी सबैको लागि यो धेरै नै छ। हामी तिनीहरूकी छोरीहरूलाई हामी पत्नीहरू बनाऊं अनि हामी छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिऊं।
- 22 तर एउटा कुरो छ जो हाम्रा सबै मानिसहरूले मान्नु पर्छ। हाम्रा सबै मानिसहरू इष्ट्राएलीहरू जस्तै खतना गराउनु राजी हुनु पर्छ।
- 23 यदि हामीले यसो गरे तिनीहरूका गाई-वस्तुले गर्दा हामी धनी हुनेछौं। यसर्थ हामीले तिनीहरूसित यस्तो सम्झौता गर्नु पर्छ जसले गर्दा तिनीहरू यहाँ हामीसित बस्न सक्नुन।”
- 24 सबै मानिसहरू जसले हमोर र शकेमबाट त्यस समावेश स्थलमा ती कुरा सुने, सबैले माने। अनि सबै मानिसहरूको खतना गरियो।
- 25 तीन दिन पछि खतना गरिएका मानिसहरूको घाउ भयो। याकूबका दुइजना छोरा, शिमोन अनि लेवीले बुझे तिनीहरू दुर्वल भएका छन्। यसर्थ तिनीहरूले शहरमा गए अनि सबै मानिसहरूलाई मारिदिए।
- 26 दीनाका दाज्यहरू शिमोन र लेवीले हमोर र उसको छोरो शेकमलाई पनि मारे अनि शेकमको घरबाट दीनालाई निकाले अनि लिए गए।
- 27 याकूबका छोराहरू शहरमा गए अनि त्यहाँ भएको प्रत्येक चीज चोरे। शकेमले तिनीहरूकी बहिनीमाथि गरेको कुरोले तिनीहरूको अझै रिस मेरेको थिएन।
- 28 गधाहरू तथा शहरमा र खेतमा जे जति थिए प्रत्येक चीज लगे।
- 29 ती दाज्य-भाइहरूले तिनीहरूको पत्नी छोरा-छोरी तथा तिनीहरूसँग भएको प्रत्येक चीज लगे।
- 30 तर याकूबले शिमोन र लेवीलाई भने, “तिमीहरूले मलाई साँझै कष्ट दियो। यहाँ सबै मानिसहरूले मलाई घृणा गर्नेछन्। सबै कनानी र परिज्जी मानिसहरू मेरो विरुद्धमा हुनेछन्। हामीहरूको संख्या यहाँ कम्ती छ, यदि यहाँका मानिसहरू हामीसित लड्न भेला भए भने हामीहरू ध्वंस हुनेछौं। अनि मसँग भएका सबै हाम्रा मानिसहरू ध्वंस हुनेछन्।”
- 31 तर ती दाज्य-भाइहरूले भने, “के तिनीहरूले हाम्री बहिनीलाई वेश्या जस्तै व्यवहार गरून्? अहँ, हाम्री बहिनीलाई त्यस्तो व्यवहार गर्नु तिनीहरूको अन्याय थियो।”

35

याकूब बेतेलमा

- 1 परमेश्वरले याकूबलाई भन्नु भयो, “बेतेल शहरमा जाऊ, त्यहाँ बस अनि पूजा गर्नलाई त्यहाँ एउटा वेदी बनाऊ। ‘एल’ लाई स्मरण गर, ती परमेश्वर जो तिमी दाज्य एसावदेखि बाँचनको लागि भाग्दै थियो, त्यस समय तिमीलाई परमेश्वरले दर्शन दिनु भएको थियो। तिमीले आराधना गर्नको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।”
- 2 यसकारण, याकूबले आफ्नो परिवार तथा आफ्ना सबै सेवकहरूलाई भने, “काठ र धातुले बनिएका जे जति झुटा देवताहरू तिमीहरूसित छन् ती सब नष्ट गरिदेऊ। आफूलाई पवित्र बनाऊ अनि सफा लुगाहरू लगाऊ।
- 3 हामीहरू यो ठाउँ छोडेर बेतेल जानेछौं, अनि त्यहाँ आफ्नो परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछौं। उहाँ मेरो उही परमेश्वर हुनुहुन्छ जसले मेरो प्रत्येक कष्टमा सहायता गर्नुहुन्छ, अनि म जहाँ जान्छु मसँगै हुनुहुन्छ।”
- 4 यसर्थ मानिसहरूसित भएका झुटा देवताहरू तिनीहरूले सबै याकूबलाई दिए। तिनीहरूले आफ्नो कानमा लगाएका कुण्डलहरू पनि याकूबलाई दिए। याकूबले शकेम नाउँको शहरको नजिक एउटा फलौटको रूखको नजिक ती सब चीजहरू गाडि दिए।
- 5 याकूब र तिनका छोराहरूले त्यो ठाउँ छोडे। त्यस ठाउँका मानिसहरूले तिनीहरूलाई लखेरेर मार्न चाहन्थे। तर तिनीहरूले त्यसो गरेनन् किनभने तिनीहरू परमेश्वरसित आत्यन्तै डराएका थिए।
- 6 यसर्थ याकूब अनि उसका मानिसहरू लुज पुगे। आज लुजलाई बेतेल भनिन्छ। यो कनान भूमिमा पर्छ।
- 7 याकूबले त्यहाँ एउटा वेदी बनाएर त्यस ठाउँको नाउँ “एल-बेतेल” राख्यो। याकूबले त्यस ठाउँको नाउँ त्यही रोजे कारण जति बेला ऊ आफ्नो दाज्य देखि भाग्दै थियो परमेश्वरले त्यही दर्शन दिनु भएको थियो।
- 8 रिबेकाकी धाई दबोराह त्यहाँ मरी, तिनीहरूले त्यसलाई बेतेलमा फलौटको रूखमुनि गाडे। तिनीहरूले त्यस ठाउँको नाउँ अल्लोन बकृत राखे।
- याकूबको नयाँ नाउँ
- 9 याकूब जब पद्मनगरमाबाट फर्कियो परमेश्वरले फेरि उसलाई दर्शन दिनु भयो। परमेश्वरले याकूबलाई आशीर्वाद दिनुभयो।
- 10 परमेश्वरले याकूबलाई भन्नुभयो, “तिम्रो नाउँ याकूब हो, तर म तिम्रो नाउँ बदली गरी दिनेछु। अब उसो तिमीलाई याकूब भनिने छैन र तिम्रो नयाँ नाउँ इसाएल हुनेछ।” यसर्थ परमेश्वरले उसको नाउँ इसाएल राख्नु भयो।
- 11 परमेश्वरले उसलाई भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्टै-फुल्टै अनि बढ्दै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्।
- 12 मैले अब्राहाम र इसहाकलाई विशेष भूमि दिएँ र अब तिमीलाई त्यो भूमि दिनेछु। अनि त्यो भूमि तिमीपछि आउने तिम्रा सन्तानलाई पनि दिनेछु।”
- 13 त्यसपछि परमेश्वर त्यहाँबाट जानु भयो।
- 14-15 त्यस ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा राख्यो। उनले दाखरस र तेलले अभिषेक गरी त्यस ढुङ्गालाई पवित्र पार्यो। यो ठाउँ एउटा विशेष ठाउँ भयो किनभने यहाँ परमेश्वरले याकूबसित कुरा गर्नु भएको थियो। याकूबले यस ठाउँको नाउँ बेतेल राख्यो।

राहेल प्रसूति पीडामा मरी

- 16 याकूब अनि उसको दलले बेतेल छोडे। तिनीहरू ठीक एघार आइ पुनअधि राहेल प्रसूति वेदना भोग थाली।
- 17 तर यसपल्ट राहेललाई सही नसक्नु वेदना भइरहेको थियो। राहेलकी कमारीले हेरि र भनी “नडराऊ राहेल तिमीले अर्को छोरो जन्माउँदछौ।”

- 18 छोरो जन्मदा-जन्मदै राहेल मरी। मृत्युअधि आफ्नो त्यस छोरोको नाउँ तिनले बेन-ओनी राखिन्। तर याकूबले उसको नाउँ बिन्यामीन राख्यो।
 19 राहेललाई एघ्रात जाने बाटोमा नै गाडियो। (एघ्रात नै बेतलेहेम हो)।
 20 राहेलको सम्मानमा याकूबले उसको चिहानमाथि एउटा खामो उभ्यायो। त्यो खामो अन्न पनि त्यही खडा छ।
 21 त्यसपछि इस्राएलले आफ्नो यात्रा जारी राख्यो। उनले एदेर स्तम्भकै दक्षिणमा आफ्नो पाल हाल्यो।
 22 इस्राएल त्यस ठाउँमा छोटो समयको निम्ति बस्यो। जब ऊ त्यहाँ थियो, स्बेन इस्राएलको सेविका बिल्हासित सुत्यो। इस्राएल यो सुनेर सहै क्रोधित भए।

इस्राएलको परिवार

याकूब (इस्राएल) का बाह्र जना छोराहरू थिए।

- 23 लेआका छोराहरू हुनः स्बेन (याकूबको पहिलो छोरो), शिमोन, लेवी, यहूदा, इसाकार अनि जबूलन।
 24 राहेलका छोराहरूः यूसुफ र बिन्यामीन।
 25 राहेलकी कम्पारी बिल्हाबाट जन्मिएका छोराहरू दान र नसाली थिए।
 26 लेआकी कम्पारी जिल्पाबाट जन्मिएका छोरीहरू गद र आशेर थिए।
 यी तिनका नानीहरू तब जन्मिएका थिए जब तिनी पद्मआराममा थिए।
 27 याकूब आफ्ना बुबा इसहाककहाँ किर्यतर्बामा (हेब्रोन) गए। यो त्यही ठाउँ हो जहाँ अब्राहाम र इसहाकले बसो-बास गरेका थिए।
 28 इसहाक एक सय असी वर्ष बाँचे।
 29 इसहाक जब मरे तिनीहरू अत्यन्त वृद्ध भएका थिए अनि सम्पूर्ण जीवन उपभोग गरे। उसको छोरा एसाव अनि याकूबले तिनलाई तिनका पिताको ठाउँमै गाडे।

36

एसावको परिवार

- 1 एसावको पारिवारिक इतिहास यही हो।
 2 एसावले कनानी स्त्रीहरूसित विवाह गरे। तिनीहरू थिएः हिती एलोनकी छोरी आदा, अन्नाकी छोरी ओहोलीबामा अनि हिब्वी सिनीकी नातिनी अनि
 3 बासमत-इस्राएलकी छोरी अनि नबायोतकी बहिनी।
 4 एसाव अनि आदाले एलीपज नाउँको छोरो जन्माए। बासमतले रूपल नाउँको छोरो जन्माइन्।
 5 अनि ओहोलीबामाका तीन जना छोराहरू थिएः तिनीहरूको नाउँ-यऊश, यालाम अनि कोरह। तिनीहरू एसावका छोराहरू थिए जो कनान भूमिमा जन्मे।
 6-8 याकूब अनि एसावका परिवारहरू अत्यन्तै विशाल भए जसले गर्दा कनान भूमिको अन्तले तिनीहरूलाई पुन असम्भव भयो। यसर्थ एसावले आफ्नो भाइ याकूबलाई छोडेर धेरै टाढा देशमा गए। एसावले आफ्ना सबै चीजहरू आफूसँग लिएर गए। कनानमा हुँदा उनले यी सब चीजहरू प्राप्त गरेको थियो। यसर्थ एसावले आफूसँग पत्नीहरू छोराहरू, छोरीहरू, सबै नोकरहरू, पशुहरू ल्यायो। एसाव र याकूबको परिवारहरू यति बढ्दै गए, तिनीहरूलाई एकै ठाउँमा बस्न असम्भव भयो। त्यस भूमिबाट दूड परिवारहरूलाई जीवन निर्वाह गर्न मुश्किल थियो। तिनीहरूसित धेरै गाई-वस्तुहरू थिए। एसाव पहाडी भूमि सेइरतिर लगे (एसावको नाउँ एदोम अनि सेइर पनि हो)।
 9 एसाव एदोमी मानिसहरूका पिता थिए। सेइर एदोमको पहाडी भूमिमा बस्ने एसावका परिवारहरूको नाउँ यी नै हुन्,
 10 एसाव र आदाको छोरोको नाउँ एलीपज हो। एसाव र बासमतको छोरोको नाउँ रूपल हो।
 11 एलीपजका पाँचजना छोराहरूको नाउँ थियोः तेमान, ओमार, सपो, गोताम अनि कनज।
 12 एलीपजकी पनि एउटी दासी थिइ। उसको नाउँ तिम्ना थियो अनि तिम्ना र एलीपजको अमालेक नाउँको छोरो थियो।
 13 रूपलका चारजना छोराहरू थिए। तिनीहरूः नहत, जेरह, शम्मा र मिज्जा थिए।
 तिनीहरू एसावकी पत्नी बासमत पट्टीका नातिहरू नै हुन्।
 14 एसावकी साइली पत्नी सेबोनकी छोरो अन्नाकी छोरी ओहोलीबामा थिइन्। एसाव र ओहोलीबामाकी छोरीहरू यऊश, यालाम र कोरह थिए।

15 यी परिवार एसावबाट आएका हुन्।

- एसावको जेठा छोरो एलीपज थियो। एलीपजबाट यिनीहरू आए-तेमान, गोमार, सपो, कनज,
 16 कोरह, गाताम अनि अमालेक।
 ती सबै पारिवारिक मुखियाहरू एसावकी पत्नी आदाबाट जन्मेका हुन्।
 17 एसावको छोरो रूपल यी परिवारहरूको पहिलो बाबु थियो। नहत, जेरह, शम्मा अनि मिज्जा।
 ती सब परिवारहरू एसावकी पत्नी बासमतबाट आएका हुन्।
 18 एसाव को पत्नी र अनाकी छोरी ओहोलीबामाबाट जन्मेका छोराहरू हुन्-यऊश, यालाम अनि कोरह। ती तीन जना मानिसहरू तिनीहरूको परिवारहरूका बाबु हुन्।
 19 यी मानिसहरू एसाव (एदोम) बाट आएका परिवारका प्रमुखहरू थिए।
 20 एसावभन्दा अधि एदोममा सेइर नाउँको एक होरी मानिस बस्थ्यो। सेइरका छोराहरू थिएः
 लोतान, शोबाल, सिसोन, अना,
 21 दीशोन, एसेर, दीशान। यी छोराहरू एदोममा सेइरबाट आएका छोरी पारिवार मुखियाहरू थिए।
 22 लोतान होरी र हेमानको बाबु थियो। (तिम्ना लोतानकी बहिनी थिई।)
 23 शोबालः अल्बान, मानहत, एबाल, सपो अनि ओनामका बाबु थियो।
 24 सिबोनका अय्या र अना नाउका दूड छोराहरू थिए। (अना त्यही मानिस थियो जसले पहाडमा आफ्नो बाबुका गधाहरूको हेरचाह गर्दा तातो पानीको मुहान भेट्टाएको थियो।)
 25 दीशोन र ओहोलीबामाका बाबु अना थिए।

- 26 दीशोनका चार छोराहरू हेमदान, एश्वान, यिन्नान र करान थिए।
 27 एसेरका तीन जना छोराहरू बिल्हान, जावान र अकान थिए।
 28 दीशोनका दुई छोराहरू ऊज र आरान थिए।
 29 होरी परिवारहरूका प्रमुखहरू थिए-लोटान, शोनान, सिबोन, अना,
 30 दीशान, एसेर, अनि दीशान। जो सेडर भूमिमा बसे तिनीहरूको पारिवारिक प्रमुखहरू ती मानिसहरू नै थिए।
- 31 त्यस समयमा एदोममा राजाहरू थिए। इझाएल राजा हनुभन्दा धेरै समयअघि एदोममा राजाहरू थिए।
 32 बजोरको छोरो बेला राजा थियो जसले एदोममा शासन गर्यो। उनले दिन्हारा शहरमाथि शासन गर्यो।
 33 जब बेला मर्यो योबाब राजा भयो। योबाब बोझामाको जेरहको छोरो थियो।
 34 जब योबाब मर्यो, हशामले शासन गर्यो। हशाम तेमानी मानिसहरूको देशको थियो।
 35 जब हशाम मर्यो हददले त्यस इलाकाको शासन गर्यो। हदद बेदादको छोरा थियो (हदद ऊ थियो जसले माओबको भूमिमा मिघानीहरूलाई जितेको थियो।) हदद अभीत शहरको थियो।
 36 जब हदद मर्यो सम्लाले देशमा शासन चलायो। सम्ला मसेकामाको थियो।
 37 जब सम्ला मर्यो त्यो इलाकामा शावलले शासन चलायो। शावल फरात नदीको किनारमा रहेबोतको थियो।
 38 जब शावल मर्यो त्यो देशमा बाल्हनानले शासन चलायो। बाल्हनान अकबोरको छोरो थियो।
 39 जब बाल्हनान मर्यो, हदरले त्यहाँ शासन गर्यो। हदर पाऊ शहरको थियो। हदरकी पत्नीको नाम महतेबेल थियो, तिनी मनेदकी छोरी थिइन। (मेजाहाब मनेदको बाबु थियो।)
- 40-43 एसाव एदोमी परिवारहरू:
 तिम्ना, अल्वा, यतेत, ओहोलीबामा, एला, पीनोन, कनज, तेमान, मिब्सार, मदीएल अनि इरामको बुबा थियो। यी परिवारहरू प्रत्येक नै त्यस इलाकामा बसो-बास गरे जुन इलाकाको नाउ र परिवारको नाउ एकै थियो।

37

सपना दर्शी यूसुफ

- 1 याकूब रोकियो अनि कनान देशमा बस्य थाल्यो। यो त्यही देश हो जहाँ उसको बाबु बसेको थियो।
 2 याकूबको परिवारको कथा यही हो।
 यूसुफ सत्र वर्षको युवक थियो। उसको काम भेडा-बाघ्रा हेरचाह गर्नु थियो। उनले यो काम आफ्नो दाज्यू-भाइ र जिल्ला र बिल्हाका छोराहरूसित गर्यो। (जिल्ला र बिल्हा उसको बुबाकी उप पत्नीहरू थिए।) यूसुफ आफ्नो बुबालाई उसका दाज्यूहरूले गरेका सबै दुष्कर्मको विषयमा जानकारी दिने गर्दथ्यो।
 3 इझाएल बढ्दै भइसकेपछि यूसुफ जन्मेको थियो। यसकारण इझाएलले यूसुफलाई अरू छोराहरूलाई भन्दा बढी माया गर्थ्यो। याकूबले आफ्नो छोरोलाई एक विशेष लामो र अत्यन्त राम्रो कोट दियो।
 4 यूसुफका अरू दाज्यू-भाइहरूले जब यो थाहा पाए कि तिनीहरूका बुबा उनीहरूलाई भन्दा बढी यूसुफलाई माया गर्थे। यसैकारण तिनीहरू आफ्नो भाइलाई घृणा गर्थे। तिनीहरू उसित राम्रो प्रकारले कुरा गर्न अच्छ्यारो गर्द थिए।
 5 एकपल्ट यूसुफले एउटा विशेष सपना देख्यो। पछि उनले आफ्नो दाज्यू-भाइहरूलाई त्यस सपनाको बारेमा भन्यो। त्यसपछि उसका दाज्यू-भाइहरूले झन वैशी घृणा गर्न थाले।
 6 यूसुफले भने, “मैले एउटा सपना देखें।
 7 हामीहरू सबै खेतमा काम गर्दथियौं। हामीहरू सबैले मिलेर गहुँको बिटा बाँध्दै थियौं। मैले बाँधेको बिटा अनि तिमीहरूले बाँधेको बिटाहरूले मेरो बिटालाई चारै तिरबाट घेर्यो। त्यसपछि तिमीहरूको बिटाले मेरो बिटालाई निहुरिएर दियो।”
 8 यूसुफका दाज्यू-भाइहरूले भने, “के यसको अर्थ, तँ राजा हुन्छस् अनि हामीहरू सबैलाई शासन गर्छस्?” उसको दाज्यू-भाइहरूले ऊ माथि अझै धेरै घृणा गर्न थाले, कारण तिनीहरूको विषयमा उसले सपना देखेको थियो।
 9 तब फेरि यूसुफले अर्को सपना देख्यो। यूसुफले यस सपना बारेमा पनि आफ्नो दाज्यू-भाइहरूलाई बतायो। उनले भने, “मैले अर्को सपना देखें। मैले घाम, जुन र एघार नक्षत्रहरूले मलाई ढोग गर्दै गरेको देखें।”
 10 उनले आफ्नो बाबुलाई पनि त्यस सपना बारे भन्यो। तर उसको बाबुले त्यो सपनाको विषयमा आलोचना गरे। उसका बाबुले भने, “यो कस्तो प्रकारको सपना हो? के तँलाई विस्वास हुन्छ तेरी आमा, तेरो दाज्यू-भाइहरू अनि म तँलाई ढोग्छौं।”
 11 यूसुफका दाज्यू-भाइहरूले साँढे छर्चार् गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ?
 12 एक दिन यूसुफका आफ्ना दाज्यू-भाइहरू आफ्ना बाबूका भेडाहरूको हेरचाह गर्न शकम गए।
 13 याकूबले यूसुफलाई भने, “शकम जा! तेरा दाज्यू-भाइहरूले मेरो भेडाहरू हेरचाह गर्दछन्।”
 यूसुफले भने, “म जानेछु।”
 14 यूसुफका बाबुले भने, “तेरा दाज्यू-भाइहरू सुरक्षित छन् या छैनन् यस्तो हेर। फकीं आएर मलाई भन मेरा भेडाहरू राम्रै छन् या छैनन्।” यसर्थ यूसुफका बाबुले उसलाई हेब्रोन बैसीबाट शकम पठाए।
 15 शकममा यूसुफ हरायो। एक जना मानिसले उसलाई खेतमा हिंडिरहेको भेटायो। त्यस मानिसले भने, “के खोजिरहेको छस्?”
 16 यूसुफले उत्तर दियो, “म मेरा दाज्यू-भाइहरू खोज्दैछु। के तिमीले भन्न सक्छौ तिनीहरू भेडाहरूसित कहाँ छन्?”
 17 त्यस मानिसले भने, “तिनीहरू गईसके। तिनीहरू दोतान जाँदै गरेको कुरा मैले सुने।” यसर्थ यूसुफ उनीहरू गए तिरे गए अनि तिनीहरूलाई दोतानमा भेटायो।
 यूसुफ कमारोको रूपमा बेचियो
 18 यूसुफका दाज्यू-भाइहरूले उसलाई टाढाबाट आउँदै गरेको देखे। उनीहरूले उसलाई मार्ने निश्चय गरेर एउटा योजना बनाए।
 19 उनका दाज्यू-भाइहरूले एक अर्कालाई भने, “हेर, सपनादर्शी यूसुफ आउँदैछ।
 20 यदि हामीले सक्छौ भने उसलाई अवश्य मार्नु पर्छ। हामीले उसको शरीर एउटा रिठो कुवामा फर्काउनु पर्छ। तब हामी आफ्नो बुबालाई भन्न सक्छौ, जङ्गली जनावरले उसलाई मार्यो। तब हामी हेरौं उसको सपना के हुन्छ।”

- 21 तर स्बेनले यसुफलाई बचाउन चाहन्थ्यो। स्बेनले भने, “त्यसलाई हामी नमार्ौ।”
- 22 हामी त्यसलाई चोट नलगाई क्वामा हाल्न सक्छौं।” स्बेन उसलाई बचाउन अनि बाबु भएको ठाउँमा फिर्ता पठाउन चाहन्थ्यो।
- 23 जब यसुफ आफ्नो दाज्यूहरू कहाँ पुग्यो, तिनीहरूले उसलाई एक्कासी समाते अनि उसको लामो अनि सुन्दर कोट च्यातच्युत पारे।
- 24 त्यसपछि तिनीहरूले उसलाई एउटा खाली सुख्खा क्वामा पुर्याँकि दिए।
- 25 जब यसुफ क्वामाभित्र थियो उसका दाज्यू-भाइहरू खान बसे। तिनीहरूले हेरे अनि एक हुल व्यापारीहरू गिलाददेखि मिश्रतिर यात्रा गर्दै गरेको देखे। तिनीहरूले ऊँटहरूमाथि धेरै प्रकारका मसला र घन-दौलत लौँदै थिए।
- 26 यहूदाले दाज्यू-भाइहरूलाई भने, “हामीले आफ्नो भाइ मारे त्यसको मृत्यु लुकाएर के पाउँछौं?”
- 27 बरू हामीहरूले त्यसलाई ती व्यापारीहरूलाई बेच्दा लाभ हुन्छ। हामीले आफ्नो भाइलाई मारेकोमा दोषी पनि हुँदैनौं।” अरू दाज्यू-भाइहरू सहमत भए।
- 28 जब ती मिथानी व्यापारीहरू नजिक आए, तिनीहरूले यसुफलाई क्वामाबाट बाहिर निकाले। तिनीहरूले यसुफलाई बीसवटा चाँदीका टुकामा बेचे। ती व्यापारीहरूले यसुफलाई मिश्र लिएर गए।
- 29 यी सब घटना हुँदा स्बेन त्यहाँ आफ्नो दाज्यू-भाइहरूसित थिएन। तिनीहरूले यसुफलाई बेचेको उनले थाहा पाएन। जब स्बेन क्वामा आयो उनले त्यहाँ यसुफलाई देखेन। शोक प्रकट गरेर उनले आफ्नो लगाहरू च्यातयो।
- 30 स्बेनले आफ्ना दाज्यू-भाइहरू भएको ठाउँमा गए भने, “त्यो केटो कुवाँमा छैन। मैले के गर्नु?”
- 31 ती दाज्यू-भाइहरूले एउटा बोका मारे अनि त्यसको रगत त्यो राम्रो लबेदामा लगाए।
- 32 तब तिनीहरूले त्यो लबेदा आफ्नो बाबुलाई देखाए। अनि तिनीहरूले सोधे, “हामीले यो लबेदा पायौं, के यो लबेदा यसुफको हो?”
- 33 तिनीहरूका बुबाले कोट देखे अनि बुझे, कि यो यसुफको कोट थियो, तिनीहरूका बुबाले भने, “हो, यो उसको कोट हो। जङ्गली जनावरले मेरो छोरा यसुफलाई मारेर खाएको हुनुपर्छ।”
- 34 याकुब आफ्नो छोरोको निम्ति यति शोकाकुल भयो उसले आफ्नो लगाहरू च्यातयो। तब उनले आफ्नो शोक प्रकट गर्न एक खास प्रकारको लुगा लगायो। याकुबले छोरोको शोक धेरै लामो समयसम्म मनायो।
- 35 उसका सबै छोरा-छोरीहरूले तिनलाई सान्त्वना दिने प्रयास गरे। तर याकुब कहिल्यै शोकबाट मुक्त भएन। उनले भने, “मेरो छोरोको निम्ति म नमस्ञ्जनेलसम्म शोकमा रहनेछु।” यसर्थ याकुब पुत्र शोकमा परिह्र्यो।
- 36 ती मिथानी व्यापारीहरूले मिश्र देशमा यसुफलाई बेचे। फिरऊनका रक्षकहरूका कप्तान पोतीफरलाई तिनीहरूले यसुफलाई बेचे।

38

यहूदा र तामार

- 1 त्यस समय यहूदा आफ्नो दाज्यू-भाइहरूलाई छोडी हीरा नाउँको मानिससित बस गए। हीरा अददूलामा शहरको थियो।
- 2 यहूदाले त्यही कनानी केटीलाई भेट्यो अनि उसलाई विवाह गर्यो। त्यस केटीको बाबुको नाउँ शूआ थियो।
- 3 त्यस कनानी केटीले एउटा छोरो जन्माई। उनले उसको नाउँ एर राखी।
- 4 पछि फेरि अर्को छोरो पाई र उसको नाउँ ओनन राखी।
- 5 पछि फेरि उनले अर्को छोरो जन्माई अनि उसको नाउँ उनले शेलह राखीन्। उसको तेस्रो छोरो जन्मँदा यहूदा कजीबामा थियो।
- 6 यहूदाले आफ्नो छोरो एको विवाह गराउनको निम्ति एउटी केटीलाई रोज्यो। त्यस केटीको नाउँ तामार थियो।
- 7 तर एरले अत्यन्तै नराम्रो काम गर्यो। परमप्रभु ऊसँग प्रसन्न हुनुभएन। यसकारण परमप्रभुले उसलाई मार्नु भयो।
- 8 त्यसपछि यहूदाले एको भाइ ओननलाई भने, “जा अनि मेरोका दाइको पत्नीसित लग। तँ उसको लोभने जस्तै बनिन्। यदि नानीहरू जन्मे ती तेरो दाइ एका नानीहरू हुन्छन्।”
- 9 ओननलाई थाहा थियो तामार र ऊबाट जो नानीहरू हुन्छन् ती सबै उसका हुँदैनन्। ओननले तामारसित सहवास गर्यो। तर उनले आफ्नो गर्भधारण हुन दिएन।
- 10 यस विषयमा परमप्रभु क्रोधित हुनु भयो। यसकारण परमप्रभुले ओननलाई पनि मार्नु भयो।
- 11 त्यसपछि आफ्नी बृहारी तामारलाई यहूदाले भन्यो, “तँ आफ्नो बाबुको घर फर्केर जा, त्यही बस अनि तबसम्म विवाह नगर्नु जबसम्म मेरो छोरा शेलह ठूलो हुँदैन।” यहूदालाई डर थियो कतै शेलह पनि उसको दाज्यूहरू झैं मारिन्छ। तामार आफ्नो बाबुको घरमा फर्केर गइन्।
- 12 पछि शूआकी छोरी यहूदाकी पत्नी मरी। यहूदाको शोक समय बितेपछि, त्यो अददूलामाबाट आफ्नो साथी हीरासित तिम्ना गए। भेडाबाट काटिएको ऊन लिन यहूदा तिम्ना गए।
- 13 उसको ससुरा यहूदा भेडाको ऊन लिन तिम्ना गएको कुरा तामारले चाल पाई।
- 14 तामारले सधै विधवाले लगाउने लुगा लाउने गर्द थिइ। यसर्थ उनले भिन्दै केही लुगा लगाई अनि आफ्नो अनुहार पर्दाले छोपी। त्यसपछि तिम्ना शहरको नजिक एनैम जाने बाटोको मुन्तिर बसी। तामारले थाहा पाई यहूदाको छोरो शेलह अब ठूलो भइसकेको छ। तर यहूदाले ऊसित विवाह गर्न कुनै योजना बनाउने छैन।
- 15 यहूदा त्यही बाटो हिंडेर गए। उनले तामारलाई देख्यो तर त्यो वेश्या हो भनेर सोच्यो। उनले आफ्नो अनुहार वेश्याहरूले जस्तै पर्दाले ढाकेकी थिई।
- 16 यसर्थ यहूदा तिनी भएको ठाउँमा गए अनि भन्यो, “तँसित शारीरिक सम्बन्ध गर्दौ।” यहूदाले थाहा पाएन ऊ आफ्नी बृहारी तामार थिई। उनले भनी, “तिमीले मलाई के दिन्छौ?”
- 17 यहूदाले उत्तर दियो, “म मेरो भेडाको हलबाट एउटा भेडा पठाइ दिनेछु।” उनले उत्तर दिई, “यसमा म राजी छु। तर तिमीले मलाई भेडा नपठाउञ्जेलसम्म राख्नलाई केही दिनु पर्छ।”
- 18 यहूदाले सोध्यो, “मैले भेडा नपठाउञ्जेलसम्म के बन्धक राख्न चाहन्छौ?” तामारले उत्तर दिई, “तिमीले आफ्नो चिठी पठाउँदा प्रयोग गर्ने मोहर र डोरी देऊ। अनि तिमीले टेक्ने लठी पनि देऊ।” यहूदाले यी सब चीजहरू उसलाई दिएर तामारसित सहवास गरे। तामार गर्भवती भइन्।
- 19 तामार घर गई अनि उनले आफ्नो मुखबाट पर्दा हटाएर फेरि त्यही आफूलाई विधवा देखाउने लुगा पहिरीन्।
- 20 त्यसपछि यहूदाले वेश्यासित प्रतिज्ञा गरे अनुसार हीरालाई एउटा सानो बाख्रा दिएर एनैम पठाए। यहूदाले उसलाई आफ्नो मोहर र लठी फर्काएर ल्याउनु भन्यो। तर हीराले तामारलाई भेट्न सकेन।
- 21 हीराले एनैम शहरका केही मानिसहरूलाई सोध्यो, “बाटोको छेऊमा बसे वेश्या कहाँ छे?”

मानिसहरूले जवाफ दिए, “यहाँ कोही वेश्या थिइन।”

22 यसर्थ यहदाको साथी तिनीकहाँ गए र भने, “मैले आइमाईलाई भेट्न सकिन। जब मैले त्यस ठाउँका मानिसहरूलाई सोधें, तिनीहरूले मलाई बताए त्यस ठाउँमा कोही वेश्या थिइन।”

23 यसकारण यहदाले भने, “त्यसलाई ती चीजहरू राख्न देऊ। म चाँहदिन मानिसहरू ममाथि हाँसुन। मैले त्यसलाई बाखा दिन खोजें तर उसलाई भेटिएन, त्यही नै पर्याप्त छ।”

तामार गर्भवती भई

24 प्रायः तीन महिनापछि कसैले यहदालाई भने, “तिम्रो बहारीले वेश्याले जस्तै काम गरी। अनि अहिले उ वेश्यावृतिले गर्दा गर्भवती छे।”

तब यहदाले भन्यो, “उसलाई बाहिर निकाल, उसलाई मार अनि उसको शरीर जलाइ दे।”

25 यहदाका मानिसहरू तामारलाई मार्न गए। तर तामारले आफ्नो ससरालाई समाचार पठाई। तामारले भनी, “जुन मानिसले मलाई गर्भवती बनायो त्यसैका यी चीजहरू हुन्। तब उनले मोहर, डोरी अनि टेक्ने लट्टी देखाई। यी चीजहरू हेर यी सब कसका हुन्? यी कसका विशेष मोहर, डोरी र टेक्ने लट्टी हो?”

26 यहदाले ती चीजहरू चिन्थो अनि भने, “उनले ठीक भनी। म नै भूलमा थिएँ। मैले आफ्नो प्रतिज्ञा अनुसार उसको विवाह आफ्नो छोरा शेलहसित गर्न दिइँनै।” अनि यहदा फेरि तिनीसित सुतेनन।

27 तामारको सुत्केरी हुने समय आइपुग्यो अनि उनले थाहा पाई जुम्लयाह नानीहरू हुनेछन्।

28 जुन समयमा उनले नानी जन्माउँदै थिएँ एउटा नानीको एउटा हात बाहिर निस्कियो। सुँडेनीले त्यो नानीको हातमा रातो धागो बाँधेर भनी, “यो नानी पहिले जन्मन्छ।”

29 तर त्यस नानीले आफ्नो हात फेरि भित्र पसायो। त्यसपछि दोस्रो नानी पहिले जन्मयो। त्यस बखत सुँडेनीले भनी, “तँ नै पहिले बाहिर आउन समर्थ भइस्।” त्यसकारण उनले त्यस नानीको नाउँ पेस राखी।

30 त्यसपछि अर्को नानी जन्मियो। त्यस नानीको हातमा रातो धागो थियो। उनले त्यस नानीको नाउँ जेरह राखि।

39

यसुफ मिश्र देशको पोतीफरलाई बेचियो

1 जुन व्यापारीले यसुफलाई किन्यो उनले यसुफलाई मिश्र देशमा लिएर गए। उनले यसुफलाई फिरऊनको अग्राक्षकहरूको सेनापतिलाई बेचिदियो।

2 तर परमप्रभुले यसुफलाई सहायता गर्नु भयो। यसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो।

3 पोतीफरले थाहा पायो परमप्रभुले यसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ।

4 यसकारण यसुफलाई पाएर पोतीफर अत्यन्तै खुशी थियो। पोतीफरले उसलाई आफ्नो काम गराउन तथा घरमा व्यवस्था मिलाउने काममा लगायो। पोतीफरको प्रत्येक कुरोमा उसको अधिकार थियो।

5 जब यसुफ पोतीफरको घरमा प्रत्येक चीजको अधिकारी बनियो तब परमप्रभुले पोतीफरको घरमा रहेको प्रत्येक चीजमा आशीर्वाद दिनुभयो। परमप्रभुले यसुफको कारणले यसो गर्नु भयो अनि पोतीफरको खेतीमा उब्जने प्रत्येक चीजलाई परमप्रभुले आशीर्वाद दिनु भयो।

6 यसैले पोतीफरले यसुफलाई आफ्नो घरको प्रत्येक चीजको जिम्मावारी लगायो। पोतीफरले कुनै कुराको चिन्ता गर्दैनथ्यो ऊ खाली आफ्नो भोजनको विषयमा मात्र चिन्ता गर्दथ्यो।

पोतीफरकी पत्नी अनि यसुफको अस्वीकृति

यसुफ अत्यन्तै सुन्दर र राम्रो थियो।

7 केही समयपछि यसुफको मालिककी पत्नीले उसलाई प्रेम गर्न थालीन्। एकदिन उनले भनिन्, “ममँग सुत्।”

8 तर यसुफ मानेन। उनले भने, “मेरो मालिक यस घरको प्रत्येक चीजको निम्ति मलाई विश्वास गर्छन्। उनले यस घरको प्रत्येक चीजको लागि मलाई जिम्मावारी दिएका छन्।

9 मेरा मालिकले मलाई आफू समान सम्झन्छन्। तर मैले उसकी पत्नीसित सुत्न हुँदैन। यो उचित होइन। यो परमेश्वरको बिस्दुमा पाप हो।”

10 त्यो श्रीले प्रत्येक दिनै यसुफसित कुरा गर्थी। तर यसुफले ऊसित सुत्न अस्वीकार गर्दथियो।

11 एक दिन यसुफ आफ्नो कामको निम्ति घरभित्र पसेको थियो। त्यस बेला लोभे मानिस त्यस घरमा ऊ मात्रै थियो।

12 उसका मालिककी पत्नीले यसुफको लुगा समाती अनि उसलाई भनी, “तिमी मसित ओछ्यानमा आऊ।” तर यसुफ त्यहाँबाट यति चाँडो भाग्यो कि उसको लुगा मालिककी पत्नीको हातमा नै रह्यो।

13 त्यस मानिसकि पत्नीले देखी उसको लुगा उसैको हातमा थियो अनि यसुफ घरदेखि बाहिर भागेर गए। यसर्थ उनले निश्चय गरी जे भएको थियो त्यस विषयमा झट्टो प्रचार गर्नुपर्छ।

14 ऊ बाहिरका मानिसहरूलाई बोलाउन गई। उनले भनी, “हेर, यो हिब्रू कमाराम हाम्रो वेइज्जत गर्न यहाँ आएको थियो। ऊ भित्र आयो अनि मसित सुत्ने कोशिश गर्यो, तर म साह्रै चिच्याएँ।

15 म चिच्याएकोले गर्दा त्यो डरायो अनि यहाँबाट भाग्यो। तर उनले आफ्नो कोट मसितै छोडेर गयो।”

16 यसकारण उनले आफ्नो लोभे घर फर्कनजेलसम्म त्यो लुगा आफूसँगै राखी।

17 अनि उनले आफ्नो लोभेलाई त्यही कथा सुनाई। उनले भनिन्, “तिमीले त्यागको हिब्रू दासले मसित ब्यभिचार गरेर लज्जित पार्यो।

18 जब ऊ मकहाँ आयो म चिच्याएँ अनि त्यो भाग्यो तर त्यसले आफ्नो लुगा छोडेर गयो।”

19 जति बेला यसुफको मालिकले कथा सुने, तिनी साह्रै नै रिसाए।

20 त्यहाँ एउटा इयालखाना थियो अनि त्यसमा राजाका शत्रुहरूलाई राखिन्थ्यो। पोतीफरले यसुफलाई त्यही इयालखानामा राख्यो अनि यसुफ त्यही बसिरह्यो।

यसुफ इयाल खानामा

21 तर परमप्रभु यसुफसित हुनुहुन्थ्यो। उहाँ सधै ऊसंग दयालु हुनुहुन्थ्यो।

22 उहाँले अरू कैदीहरूको प्रमुख यसुफलाई बनाए अनि एक रक्षकबाट गरिनु पर्ने प्रत्येक कुरो तिनलाई गर्न लगाए।

23 रक्षकहरूका अधिकारीले इयालखानको सबै कुराहरूमा यसुफमाथि विश्वास गर्थे। यस्तो यसकारण हुने भयो कारण परमप्रभुले यसुफलाई सहायता गर्नुहुन्थ्यो। यसुफले जे गर्थे परमप्रभुले उसलाई सफल गराउनु हुन्थ्यो।

40

यसुफले दुइवटा सपना व्याख्या गर्छ

1 पछि, फिरऊनका दुइजना नोकरहरूले फिरऊनप्रति केही गल्ती गरे। तिनीहरूमध्ये एकजना फिरऊनका लागि रोटी पकाउने अनि अर्को उनको दाखरस दिने नोकर थिए।

2 फिरऊन यी रोटी पकाउने र दाखरस सेवा गर्ने मानिसहरूसित क्रोधित भए।

3 उनले तिनीहरूलाई फिरऊनले यसुफलाई जस्तै फोटिफरलाई इयालखानाम पठाए जसको मुख्य आंगरक्षकको घरमा जहाँ यसुफ थियो।

4 प्रमुखले ती दुइजनालाई यसुफको हेरचाहमा राखि दिनुभयो। तिनीहरू यस इयालखानामा केही दिन थिए।

5 एक दिन राती ती दुइजनाले सपना देखे। ती दुइजना नोकरहरू, एकजना रोटी पकाउने र अर्को दाखरस सेवा गराउने मिश्र देशका राजाका नोकरहरू थिए। प्रत्येक कैदीको आ-आफ्नो सपना थियो। अनि प्रत्येक सपनाको अलग्गै अर्थ थियो।

6 यसुफ भोलिपल्ट बिहानै तिनीहरूकहाँ गए। उनले तिनीहरूलाई सडि कछमा परेको भेट्टाए।

7 यसुफले सोध्यो, “आज तिमीहरू किन चिन्तित देखिन्छौ?”

8 ती दुइजना मानिसहरूले उत्तर दिए, “हामीले राती सपना देख्यौं तर के सपना देख्यौं बुझ्न सकेनौं। त्यो सपनाको अर्थ हामीलाई बुझाउने अथवा व्याख्या गर्ने मानिस यहाँ कोही पनि छैन।”

यसुफले तिनीहरूलाई भने, “परमेस्वर नै एकजना हुनुहुन्छ जसले सपना बुझाउनु अथवा व्याख्या गर्न सक्नु हुन्छ। यसर्थ म बिन्ती गर्छु मलाई तिमीहरूको सपना बताऊ।”

दाखरस सेवकको सपना

9 यसर्थ दाखरस सेवकले यसुफलाई आफ्नो सपना बतायो। त्यसले भने, “मैले मेरो सपनामा दाखको बोट देखें।

10 त्यस बोटमा तीनवटा हाँगाहरू थिए। कोपिला लागेपछि लगतै यसका फूलहरू प्रस्फुटित भए अनि पाकेको आँसूको गुच्छा भयो।

11 मैले फिरऊनको प्याला समातेको थिए यसर्थ दाख टिपर त्यो प्यालामा निचौरि त्यो प्याला फिरऊनलाई दिएँ।”

12 तब यसुफले उत्तर दियो, “म सपनाको व्याख्या तिमीलाई दिनेछु। ती तीनवटा हाँगाहरूको अर्थ तीन दिन हो।

13 तीन दिन शेष हुनुअघि फिरऊनले यहाँ आएर तिमीलाई आफ्नो काममा जान अनुमति दिनेछन्। तिमीले त्यही काम गर्नेछौ जुन काम तिमीले फिरऊनसित पहिले गरिरहेका थियौं।

14 तर जब तिमी यहाँबाट मुक्ति पाउँछौ मलाई पनि सझना गर्नु। मलाई सहायता अनि मेरो भलाई गर। मेरो विषयमा फिरऊनलाई भन जसले गर्दा म यहाँबाट निस्कन सकूँ।

15 मलाई हिब्रुहरूको भूमि, मेरो देशबाट बल प्रयोग गरेर निकालियो। अनि त्यस समयमा मैले कुनै भूल गरेको थिइनँ जसले गर्दा म कैदमा पर्नु पर्ने थियो।”

रोटी पकाउनेवालाको सपना

16 त्यस रोटी पकाउनेले थाहा पायो अर्को नोकरको सपना राम्रो थियो। यसर्थ मुख्य रोटी पकाउनेले यसुफलाई भने, “मैले पनि सपना देखें। मैले सपनामा देखे मेरो टाउको माथि रोटीले भरिएको तीनओटा डालाहरू थिए।

17 सब भन्दा माथिको डालामा सबै प्रकारको पकाएको भोजन थियो। यो भोजन राजाको निम्ति थियो। तर भोजन चराहरूले खाइरहेका थिए।”

18 यसुफले उत्तर दियो, “सपनाको अर्थ के हुन्छ म बताउने छु। ती तीन डालाहरूको अर्थ तीन दिन हो।

19 तीन दिनभित्र राजा यहाँ आउनु हुनेछ अनि तिमी कैदबाट मुक्त हुनेछौ। तब राजाले तिम्रो टाउको छिनाउनु हुनेछ अनि तिम्रो शरीर खुट्टामा झुण्ड्याउनु हुनेछ अनि तिम्रो शरीरको मासु चराहरूले खानेछन्।”

यसुफलाई बिर्सिन्छन्

20 तीन दिनपछि फिरऊनको जन्म दिन थियो। फिरऊनले आफ्नो सबै नोकरहरूलाई भोज दिए। भोजमा फिरऊनले मुख्य दाखरस दिने र मुख्य रोटी पकाउने नोकरहरूलाई इयालखानाबाट निकाल्ने अनुमति दिए।

21 फिरऊनले दाखरस दिने सेवकलाई मुक्त गर्‍यो अनि उसलाई आफ्नो पुरानो काममा नै लगायो। अनि दाखरस दिने सेवकले फिरऊनको हातमा दाखरसको प्याला राखिदियो।

22 तर फिरऊनले मुख्य रोटी पकाउनेलाई फाँसी दियो अनि यसुफले जे जे हुन्छ भनी बताएको थियो त्यही भयो।

23 तर मुख्य दाखरस दिने सेवकले यसुफलाई सहायता गर्न पनि बिर्सियो उसले यसुफको विषयमा फिरऊनलाई केही पनि भनेन। यसुफको विषयमा उनले सबै बिर्सियो।

फिरऊनको सपना

41

1 दुइवर्ष पछि फिरऊनले एउटा सपना देख्यो। उनले आफैलाई नील नदीको किनारमा उभिरहेको सपना देख्यो।

2 सपनामा उनले देख्यो सातवटा गाईहरू नदीबाट निस्केर घाँस खोँदै उभिएका थिए। ती गाईहरू हेर्दा राम्रा र स्वस्थ थिए।

3 त्यसपछि अझ सातवटा गाईहरू नदीबाट निस्के अनि ती स्वस्थ गाईहरूको नजिकमा नदीको किनारमा उभिए। तर गाईहरू दुब्लो र बिमारी जस्ता थिए।

4 आफ्नो सपनामा उनले यी सातवटा रोगी गाईहरूले सातवटा स्वस्थ गाईहरूलाई खोँदै गरेको देख्यो। तब फिरऊन ब्यँझ्नुयो।

5 फिरऊन फेरि सुत्‍यो र सपना देख्यो। उनले सपनामा एउटा अन्नको बोटमा सातवटा बाला लागेको देख्यो। अन्नको बालाहरू मोटा र राम्रा थिए।

6 अनि पछि अझ सातवटा अन्नहरू भएको उसले देख्यो। तर तिनीहरू पातलो र बाफिलो हावाले सुकेका थिए।

7 ती पातला सातवटा अन्नका बालाहरूले ती राम्रा र भरिला अन्नका बालाहरू खाए। त्यसपछि फिरऊन बिउँझ्नुयो अनि सोच्यो त्यो सब एउटै सपना मात्र थियो।

8 र अर्को बिहान यी सपनाहरूको विषयमा फिरऊन एकदमै चिन्तित भयो। यसर्थ उनले मिश्र देशका सबै जादूगर अनि सबै ज्ञानी मानिसहरूलाई बोलायो। फिरऊनले ती सबै मानिसहरूलाई आफ्नो ती सपनाहरूको विषयमा बतायो तर कसैले पनि त्यस विषयमा व्याख्या गर्न सकेनन्।

नोकरले यसुफको विषयमा फिरऊनलाई भन्छ

9 तब त्यो दाखरस पुर्याउने सेवकले यसुफलाई सम्झिए अनि फिरऊनलाई भने, “आज म मेरो अतीतका भूलहरू सम्झना गराइरहेको छु।

- 10 तपाईं म र रोटी पकाउनेसित दिक्कहुनु भएको थियो अनि हामीलाई प्रमुख रक्षकको घरमा कैदी बनाउनु भयो।
 11 त्यसपछि एक रात उनले र मैले सपना देख्यौं। प्रत्येक सपनाको भिन्दा भिन्दै अर्थ थियो।
 12 हामीसित इयालखानामा एक जना हिब्रू मानिस थियो। त्यो अंगरक्षकहरूको कमानको नोकर थियो। उसलाई हामीले आफ्नो सपना बतायौं र ती सपनाहरूको विषयमा उनले हामीलाई व्याख्या गर्‍यो। हामीलाई उनले प्रत्येक सपनाको अर्थ बतायो।
 13 उसले जे भनेको थियो म इयालखानबाट मुक्त हुनेछु अनि मेरो आफ्नै नोकर्री पाउनेछु, त्यो सही भयो। उनले त्यो रोटी पकाउने मानिस मर्छ भनेको थियो अनि त्यो मर्‍यो। यसर्थ उनले जे जे भनेको थियो सत्य भयो।”

यूसुफलाई सपना व्याख्या गर्न बोलाइयो

14 यसर्थ यूसुफलाई फिरऊनले इयालखानबाट झिकायो र अंग-रक्षकहरूले उसलाई लगतै इयालखानबाट ल्याए। यूसुफले दाही काट्यो अनि केही सफा लुगाहरू लगाएर फिरऊनलाई भेट्न गयो।

15 फिरऊनले यूसुफलाई भन्यो, “मैले थाहा पाएँ कसैले तिमीलाई आफ्नो सपना बताए तिमी त्यसको बारेमा व्याख्या दिन सक्छौं अरे। मैले पनि एउटा सपना देखेको छु अनि त्यस सपनाको विषयमा बताउन यहाँ कसैले ब्यख्या गर्न सकेनन्।”

16 यूसुफले उत्तर दिए, “म त ब्यारख्या दिन सकिदैन तर हुनसक्छ परमेश्वरले तिमीलाई सपनाको विषयमा बताउनु हुनेछ।”

17 त्यसपछि फिरऊनले यूसुफलाई भने, “मेरो सपनामा म नील नदीको किनारमा अभिरहेको थिएँ।

18 त्यहाँ नदीबाट सातवटा गाईहरू निस्किए अनि किनारमा घाँस खाँदै उभिए। तिनीहरू हेर्दा स्वस्थ र राम्रा देखिने जनावर थिए।

19 तब फेरि नदीबाट अरू सातवटा गाईहरू निस्किए तर यी हेर्दा दुर्बल र नराम्रा थिए। सम्पूर्ण मिश्रमा मैले देखेको गाईहरूभन्दा ती गाईहरू नराम्रा थिए।

20 त्यसपछि ती दुब्ला र घिनलाग्दा गाईहरूले पहिलेका राम्रा र स्वस्थ गाईहरूलाई खाए।

21 तर तिनीहरू अझ पनि दुब्ला र नराम्रा देखिए। तर सातवटा गाईहरू खाई सकेपछि पनि तिनीहरू दुब्ला र कुरूप नै देखिन्थे। तिनीहरूलाई हेरेर तिमीलाई भन्न सक्ने थिएनौं ती गाईहरूले सातवटा बलिया बलिया गाईहरू खाए। शुरुमा तिनीहरू जति कुरूप र दुब्ला थिए पछि पनि तिनीहरूलाई त्यसैतै देखिन्थे। तब म बिउँझें।

22 “मेरो फेरि अर्को सपनामा मैले एउटा अन्नको बोटमा सातवटा बालाहरू फल्दै गरेको देखें। ती सातवटा बालाहरू बाक्ला र अन्नले भरिएका थिए।

23 अनि पछि अरू सातवटा बालाहरू तिनीहरूपछि पलाए। तर ती पछि पलाएका बालाहरू पातला र गरम हावाले नष्ट भएका थिए।

24 त्यसपछि ती पातला बालाहरूले पहिलेको बाक्ला सातवटा बालाहरूलाई खाए।

“मैले ती सपनाहरू मेरो जाग्रूपहरूलाई भने तर कसैले पनि ती सपनाहरूको विषयमा व्याख्या गर्न सकेनन्। तिनीहरूको अर्थ के हुन्छ त?”

यूसुफले सपनाको विषयमा व्याख्या गर्छ

25 तब यूसुफले फिरऊनलाई भन्यो, “ती दुवै सपनाहरू एउटै विषयका हुन्। परमेश्वरले अब चाँडै के घट्न लागेको छ। त्यस विषयमा भनी रहनु भएको छ।

26 दुवै सपनाहरूको अर्थ वास्तविक रूपमा एउटै हो। सातवटा राम्रा-राम्रा गाईहरू र सातवटा राम्रा-राम्रा अन्नको बालाहरूको अर्थ राम्रा सात वर्षहरू हुन्।

27 ती सातवटा बिमारी गाईहरू र सातवटा अन्नको पातला बालाहरूले यस इलाकामा सात वर्षसम्म अनिकाल लाग्छ भन्ने बोध हुन्छ। यी खराब सात वर्ष राम्रो सात वर्षपछि आउँछ।

28 यो ठीक मैले तिमीलाई भने जस्तै नै हो। परमेश्वरले फिरऊनलाई बताउनु भएको छ उहाँ के गर्नु हुँदछ?

29 मिश्र देशमा सात वर्ष प्रचुर अन्न हुने छ।

30 तर त्यसपछि फेरि सात वर्ष अनिकाल लाग्ने छ। मिश्र देशका मानिसहरूले अतीतमा कति अन्न उब्जनी गरेका थिए बिर्सिन्छन्। अन्न र पानीको अभावले देश नष्ट हुने छ।

31 त्यो अनिकाल त्यति भयंकर हुनेछ मानिसहरूले प्रशस्त खाने कुरा खाँदा कस्तो हुन्छ भूल्नेछन्।

32 “हे फिरऊन, तपाइले एउटै अर्थ भएका दुइवटा सपना देख्नु भयो। यस्तो यो अर्थ बुझाउनको निम्ति भयो ताकि परमेश्वरले यो निश्चय गराउनु हुनेछ।

33 यसैकारण, हे फिरऊन, तपाइले यस्तो बुद्धिमान र ज्ञानी मानिस हेर्नुहोस् अनि उनलाई मिश्र देशको राज्यपाल बनाउनुहोस्।

34 तब जनताबाट अन्न उठाउनको निम्ति अरू मानिसहरू छान्नु होस्। प्रत्येक मानिसले असल सात वर्षमा जे जति अन्न उब्जाउँछ, त्यसबाट पाँचौं भाग बुझाओस्।

35 तिनीहरूलाई आज्ञा दिनुहोस् जो असल वर्षहरू आउँदैनन् त्यसबेला प्रशस्त अनाजहरू जम्मा गर्नुन्। मानिसहरूलाई घोषणा गरी दिनु होस् ती छानिएकै मानिसलाई शहरहरूमा अनाजहरू जम्मा गर्ने अधिकार होस्। तब तिनीहरूले त्यति समयसम्म अन्न बचाएर राख्नेछन् जबसम्म त्यसको आवश्यक रहन्छ।

36 त्यो जम्मा गरिएको अन्न अनिकालको समय मिश्रमा उपयोग हुनेछ, यसर्थ मानिसहरू सात वर्ष अनिकालमा भोकले मर्ने छैनन्।”

37 फिरऊन र तिनका सबै पदाधिकारीहरूलाई यो योजना राम्रो लाग्यो।

38 त्यसपछि उनले तिनका सबै पदाधिकारीहरूलाई सोधे, “के परमेश्वरको आत्मा त्यो व्यक्तिभित्र रहेको कुनै व्यक्ति हामी भेट्न सक्छौं? सक्दैनौं?”

39 यसर्थ फिरऊनले यूसुफलाई भने, “जब परमेश्वरले तिमीलाई यी सबै कुराहरू बुझ्ने बनाउनु, भयो, यस ठाउँमा तिमी जस्तो ज्ञानी तथा बुद्धिमान कोही पनि छैन।

40 तिमी नै एक जना हो जो यस देशको राज्यपाल हुन सक्ने अनि मेरा सबै मानिसहरूले तिम्रो कुरा सुन्ने छन् तिमी जे भन्छौ, आज्ञा पालन गर्नेछन्। म मात्र एकजना व्यक्ति हुनेछु जो तिमी देखि माथि रहनेछु।”

41 तब फिरऊनले यूसुफलाई फेरि भने, “मैले तिमीलाई समस्त मिश्र देशको राज्यपाल बनाएको छु।”

42 अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंटी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्की लगाई दिए।

43 जब तिनिहरू रथको परेडमा चढे। फिरऊनले यूसुफलाई आफ्नो रथको पछाडी राखे अनि “यूसुफलाई बाटो देऊ” भन्दै कराउँदै हिँडे त्यसरी फिरऊनले यूसुफलाई सम्पूर्ण मिश्रदेशको राज्यपाल बनाए।

44 राजा फिरऊनले तिनलाई भने, “म फिरऊन राजा हूँ। तिम्रो अनुमति बिना मिश्र देशको भूमिमा कसैले पनि हात अथवा खुट्टा हाल्न पाउने छैन।”

45 त्यसपछि फिरऊनले उनलाई अर्को नाउँ सापुनत-पानेह दिए। फिरऊनले उसको विवाह आसनत नाउँ भएकी आइमाईसित गराए जो ओन शहरका पूजाहारी पोतीफरकी छोरी थिइ। यस प्रकार यूसुफ समस्त मिश्र देशका राज्यपाल भए।

46 मिश्र देश भरि भ्रमणमा निस्के। जब यूसुफले मिश्रका राजाको सेवा गर्न शुरू गरे। यूसुफ तीस वर्षका हुँदा निस्के अनि सारा मिश्र देशको भ्रमण गरे।

47 सहकालको सात वर्षको समयसम्म देशमा राम्रो उब्जनी भयो।

48 अनि तिनले ती वर्षहरूमा अन्नहरू जोगाएर शहरहरूमा जम्मा गरे। प्रत्येक शहरमा त्यस शहरको वरिपरिको भूमिबाट उब्जिएको अन्न जम्मा गराए।

49 समुद्रको बालुवाको थुप्रो झैं अन्न यूसुफले थुपारे। तिनले थुपारेको अन्न यति विध्न थियो ओजान गर्न असम्भव थियो।

50 यूसुफकी पत्नी आसनत थिइन् अनि तिनी ओन शहरका पूजाहारी पोतीफरकी छोरी थिइन्। अनिकाल लाग्न दुइ वर्ष आघाडि यूसुफ र आसनतका दुइ छोराहरू जन्मे।

51 यूसुफले आफ्नो पहिलो छोरोको नाउँ मनश्शे राखे। यूसुफले उसको यस्तो नाउँ राखे कारण उनले भने, “मैले जति कष्ट पाएको थिएँ परमप्रभुले सबै देख्छु भयो र मेरो घरको सम्झना पनि विसाई दिनु भयो।”

52 तिनले आफ्नो दोस्रो छोरोको नाउँ एषैम राखे। तिनले उसको नाउँ यस्तो राखेको कारण बताए, “परमेश्वरले मलाई सफल तुल्याउनु भयो, जुन ठाउँमा मैले कष्ट भोगेँ।”

अनिकालको समय शुरू हुन्छ

53 सात वर्षसम्म मानिसहरूले जति चाहान्थे खाने अन्न पाए तर त्यसपछि ती वर्षहरू बिते।

54 अनि यूसुफको भविष्यवाणी अनुसार नै सात वर्षको अनिकाल शुरू भयो। यस देशहरूका सबै अञ्चलहरूमा खाद्यको अभाव भयो। तर मिश्रमा अन्न प्रचुर थियो। यस्तो भएको कारण यूसुफले अन्न जम्मा गरेर राखेका थिए।

55 जब अनिकाल शुरू भयो मिश्रका मानिसहरूले फिरऊनलाई अन्नको दावी गरे अनि तिनले आफ्नो देशका मानिसहरूलाई भने, “यूसुफकहाँ जाऊ अनि सोध के गर्नु पर्छ।”

56 प्रत्येक ठाउँमा अनिकाल चलिरहेको थियो। यसर्थ यूसुफले मानिसहरूलाई गोदामबाट अन्न दिए। तिनले जोगाएर राखेको अन्न मिश्र देशका मानिसहरूलाई बेचे। मिश्र देशमा नै घोर अनिकाल लाग्यो।

57 प्रत्येक यूसुफकहाँ अन्न किन्न आए, किनभने अनिकाल सबै ठाउँमा भयंकर थियो।

42

सपना साँचो भयो

1 कनानमा पनि खराब प्रकारले नै अनिकाल लाग्यो। तर याकुबले मिश्र देशमा अन्न छ भनी थाहा पाए। यसर्थ याकुबले आफ्नो छोराहरूलाई भने, “हामी यहाँ किन केही यसरी बसिरहेका छौं।

2 बेचनको निम्ति मिश्र देशमा अन्न राखिएको छ भनी मैले सुनेको छु। यसर्थ अन्न किन्नको निम्ति हामी त्यहाँ जाऊँ जसले गर्दा हामी आफैँलाई अनिकालबाट बचाउनेछौं।”

3 यसर्थ मिश्रमा अन्न किन्न यूसुफका दाजुहरू मध्ये दश जना गए।

4 याकुबले बिन्यामीनलाई पठाएन। (यूसुफका भाइहरूमा बिन्यामीन मात्र आफ्नै भाइ हो।) बिन्यामीनलाई केही नराप्ने होला भनेर याकुब डराए।

5 कनानमा अनिकाल ओधी नै लागेको थियो, मिश्र देशमा अन्न किन्न जानेहरूमा कनानबाट धेरै मानिसहरू थिए। तिनीहरू मध्ये इम्राएलका छोराहरू पनि थिए।

6 त्यस समयमा मिश्र देशका प्रशासक यूसुफ थिए। त्यहाँ यूसुफ मात्र एकजना मानिस थिए, जसले मिश्र देशमा मानिसहरूलाई अन्न बेच-बिखन गरिएको निरीक्षण गर्थे। यसर्थ तिनका दाज्यू-भाइहरू तिनीकहाँ आए अनि शिर निहर्‍याएर नमस्कार गरे।

7 यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई देखे अनि चिने। तर तिनले आफ्नो दाज्यू-भाइहरूलाई नचिने झैं गरे। तिनले तिनीहरूसित निहुरतर्पणी शब्दहरूमा कुरा गरे। तिनले भने, “तिमीहरू कहाँबाट आएका हो?”

ती दाज्यू-भाइहरूले उत्तर दिए, “हामी कनान देशबाट आएका हौं। यहाँ हामी अन्न किन्न आएका हौं।”

8 यूसुफले चिने तिनीहरू तिनका दाज्यू-भाइहरू हुन् तर तिनी को हुन् तिनीहरूले चिनेनन्।

9 यूसुफले आफ्नो दाज्यू-भाइहरूको विषयमा देखेको सपना सम्झे।

10 यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई भने, “तिमीहरू जास्सहरू हो, अन्न किन्न आएकाहरू होइनौं। हामी कहाँ दुर्बल छौं त्यो जान्न आएका हौं।”

11 तिनीहरूले उत्तर दिए, “हे महाशय तपाईंका सेवकहरू यहाँ खाधान किन्न मात्र आएका छन।

12 हामीहरू सबै दाज्यू-भाइहरू हौं, हामी सबैका बाबु एउटै हुन्। हामी ईमानदार मानिसहरू हौं। हामी खाली अन्न किन्न आएका छौं।”

13 तब यूसुफले तिनीहरूलाई भने, “होइन। हामी कहाँ दुर्बल छौं त्यो जान्न तिमीहरू आएका हौं।”

14 अनि तिनीहरूले उत्तर दिए, “होइन, हामी सबै दाज्यू-भाइहरू हौं। हाम्रो परिवारमा हामी बारहजना दाज्यू-भाइहरू छौं। हामीहरू सबैको एकजना बुबा हुनुहुन्छ। हाम्रो कान्छो भाइ घरमा बुबासित छ। एकजना भाइ धेरैअधि मर्यो। हामी, तपाईंका दासहरू, कनानको भूमिबाट आएका हौं।”

14 तर यूसुफले भने, “होइन। म बुझनसक्छु म भूलमा छैन। तिमीहरू जास्सहरू हो।

15 तर म तिमीहरूलाई आफू सत्य भएको प्रमाण गर्ने मौका दिन्छु। म राजा फिरऊनको नाउँमा शपथ खान्छु जबसम्म तिमीहरूको कान्छो भाइ यहाँ आउँदैन त्यतिञ्जेलसम्म तिमीहरूलाई जान दिने छैन।

16 तिमीहरू मध्ये एक कान्छो भाइलाई यहाँ म भएकोमा ल्याउन जान दिन्छु अनि अरू दाज्यू-भाइहरूलाई इयालखानमा राख्छु। तिमीहरूले साँचो कुरो गरेको हो होइन हामी हेर्नेछौं तर म विश्वास गर्छु तिमीहरू जास्सहरू हो।”

17 त्यसपछि यूसुफले तिनीहरूलाई तीन दिनसम्म इयालखानमा राखे।

शिमीनलाई बन्धक झैं राख्यो

18 तीन दिनपछि यूसुफले तिनीहरूलाई भने, “म परमेश्वरको डर मान्ने मानिस हूँ। मैले भनेको मान तब म तिमीहरूलाई बाँच्ने मौका दिन्छु।

19 यदि तिमीहरू साँच्चै नै इमानदार मानिसहरू हो भने, तिमीहरू मध्ये एक भाइ यही इयालखानमा रहन सक्छ। अनि अन्य भाइहरू तिमीहरूका मानिसहरूको निम्ति अन्न लिएर फकिन सक्छन्।

20 तर तिमीहरूको कान्छो भाइ लिएर तिमीहरू फर्की आउने पछि। तब मात्र म थाहा पाउने छु तिमीहरूले साँचो बोलिरहेका छौं अनि तिमीहरूले मनु पर्ने छैन।”

दाज्यू-भाइहरू यसमा सहमत भए।

21 तिमीहरूले एकाकामा कुरा गरे, “हामीले हाम्रो भाइ यूसुफलाई नराम्रो कुरा गरेकोले ढण्ड भोगिरहेका छौं। उनले भोगेको कष्ट हामीले देख्यौं, उनले आफ्नो बचाउको निम्ति हामीसित प्रार्थना गर्नु तर हामीले उसको प्रार्थना अस्वीकार गर्नु। यसर्थ अहिले हामीहरूले कष्ट भोगिरहेका छौं।”

22 त्यसपछि स्बेनले तिमीहरूलाई भने, “मैले त्यस केटोलाई नराम्रो केही गर्नु भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो सल्लाह मानेनौं। यसर्थ अहिले उसको मृत्युको सट्टामा हामी ढण्ड भोगिरहेका छौं।”

23 आफ्ना दाज्यू-भाइहरूसित कुरा गर्नको निम्ति यूसुफले एकजना अनुवादक राखेका थिए। यसर्थ उनका भाइहरूले तिनीहरूको भाषा बुझे भनी जान्न सकेनन्। तर तिनीहरूले के के कुरा गरे तिनले सुने र बुझे।

24 तिनीहरूको कुराले यूसुफ अत्यन्तै दुःखी भए। यसर्थ उनी तिनीहरूबाट अलग भए अनि रोए। केही क्षणपछि यूसुफ तिनीहरू समक्ष गए। उनले शिमोनलाई समाते अनि बाँधे तर अरू दाज्यू भाइहरूले हेरिरहे।

25 यूसुफले केही नोकरहरूलाई तिनीहरूका बोरामा अन्न भर्न लगाए। ती दाज्यू-भाइहरूले यूसुफलाई अन्नको दाम दिए। तर यूसुफले तिनीहरूले तिरको अन्नको पैसा तिनीहरूकै अन्नको बोरामा हालिदिए। त्यसपछि यूसुफले तिनीहरूलाई घर फर्कदा बाटोमा आवश्यक पर्ने चीजहरू दिए।

26 यसर्थ ती दाज्यू-भाइहरू अन्नको बोरामा गधामा लादेर त्यहाँबाट हिंडे।

27 त्यस रात तिनीहरू एक ठाउँमा बास बसे। तिनीहरू मध्ये एकजनाले गधालाई खुवाउनु आफ्नो थैलो खोल्थ्यो। अनि त्यस थैलोमा उनले तिरको पैसा पायो।

28 उनले आफ्नो दाज्यू-भाइहरूलाई भने, “हेर, मैले अन्नको निम्ति दिएको पैसा यहाँ छ। कसैले मेरो थैलोमा पैसा राखेको हुन सक्छ।” त्यस समय ती दाज्यू-भाइहरूको साहस हरायो अनि डराए। तिनीहरू एक-अर्कातिर फर्किए अनि भने, “परमेश्वर हामीमाथि के गर्नु हुँदछ?”

दाज्यू-भाइहरूले याकूबलाई बताए

29 कनानका ती दाज्यू-भाइहरू आफ्ना बाबू याकूबकहाँ पुगे। तिनीहरूले याकूबलाई के भएको थियो प्रत्येक कुरो बताए।

30 तिमीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जास्सु हौं पनि भने।

31 तर तिनलाई हामीले भन्यौं हामी जास्सु होइनौं, हामी इमानदार मानिसहरू हौं।

32 हामीले तिनलाई भन्यौं हामीहरू बाह्र भाइ छौं। हामीले आफ्नो बुबाको विषयमा भन्यौं र यो पनि भन्यौं हाम्रो सब भन्दा कान्छो भाइ कनान देशमा नै छ।

33 “तब ती प्रशासकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौं भनी प्रमाण गर्ने एउटा उपाय छ। तिमीहरू मध्ये एकजनालाई मसित छोट अनि अरू भाइहरू आफ्ना मानिसहरूको निम्ति अन्न लिएर फर्क।

34 त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब म बुझ्ने छु तिमीहरू साँचै इमानदार मानिसहरू हौं अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौं। यदि तिमीहरूले साँचो भनेका रहेछौं र इमानदार ठहरियौं भने आफ्नो भाइ फिर्ता पाउनेछौं। म उसलाई दिनेछु र तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौं।”

35 त्यसपछि ती दाज्यू-भाइहरूले आ-आफ्नो बोरामाबाट अन्न बाहिर निकाल्न शुरू गरे अनि प्रत्येकले आफ्नो पैसाको थैलो आफ्नो अन्नको बोरामा पारे। ती दाज्यू-भाइहरू र तिनीहरूका बाबूले पैसा देखे र खुबै डराए।

36 याकूबले तिनीहरूलाई भने, “के तिमी मैले मेरा सबै नानीहरू गुमाएको चाहन्छौ? यूसुफ गए, शिमोन पनि गए अनि अहिले तिमी मबाट बिन्यामीनलाई पनि छुट्याउन चाहन्छौ।”

37 तर स्बेनले आफ्नो बाबूलाई भने, “बुबा! यदि मैले बिन्यामीनलाई फर्काएर तपाईंकहाँ नल्याए मेरा दुबै छोराहरू मारिदिनु होस्। विश्वास गर्नु होस्, म बिन्यामीनलाई फर्काएर ल्याउँने नै छु।”

38 तर याकूबले भने, “म बिन्यामीनलाई तिमीहरूसित जान दिदिन। उसको दाज्यू मर्यो अनि मेरी पत्नी राहेलबाट जन्मेको छोरो यो मात्र छ। मिश्र देश जाँदा यसलाई बाटोमा केही भए त्यस घटनाले मेरो मृत्युलाई निम्त्याउने छ। एक अति शोकाकुल बूढो मानिसलाई तिमीहरूले चिहानमा गाड्नेछौं।”

43

याकूबले बिन्यामीनलाई मिश्रदेश जान दिन्छन्

1 त्यस देशमा अनिकालको प्रकोप साह्रै थियो।

2 मानिसहरूले मिश्र देशबाट ल्याएको सबै अन्न खाइसके। जब अन्न सकियो, याकूबले आफ्ना छोराहरूलाई भने, “हामीले खानुको निम्ति अन्न केही अन्न किन्न मिश्र देश जानु पर्छ।”

3 तर यहूदाले याकूबलाई भने, “तर त्यस देशको शासकले हामीलाई चेताउनी दिएकाछन्। उनले भने, ‘यदि तिमीहरूले आफ्नो भाइ मकहाँ लिएर आएनौ भने म तिमीहरूसित कुरा गर्ने छैन।’

4 यदि तपाईं बिन्यामीनलाई हामीसित पठउनु हुन्छ भने, मात्र हामीहरू अन्न किन्न जान सक्छौ।

5 तर यदि तपाईं उसलाई पठाउन अस्वीकार गर्नु भयो भने तब हामी जानेछैनौं। त्यस मानिसले बिना बिन्यामीन हामीलाई त्यहाँ जानु होशियारी गराएकाछन्।”

6 इझ्राएलले भने, “उसलाई तिमीहरूले अर्को पनि भाइ छ भनी किन भन्यौ? तिमीहरूले मेरो निम्ति यस्तो नराम्रो काम किन गर्नु?”

7 ती दाज्यू-भाइहरूले जवाफ दिए, “उनले हामी र हाम्रा कुटुम्बका विषय धेरै जान्न खोज्यो र उनले हामीलाई थुप्रै प्रश्नहरू गर्नु। उनले हामीलाई सोध्यो, ‘के तिम्रा दाज्यू-भाइहरू अन्न बाँचेका छन्? घरमा अन्न कोही भाइहरू छन् छैनन्?’ हामीले खाली उसको प्रश्नहरूको उत्तर मात्र दियौं। हामीले जानेका थिएनौं उनले भाइ लिएर मात्र आइज भन्छ।”

8 त्यसपछि यहूदाले आफ्नो बाबू इझ्राएललाई भने, “बिन्यामीन मसित जाओस्। म उसको हेरचाह गर्नेछु। हाम्रो निम्ति अन्न लिनु हामी मिश्र देश जानै पर्छ। यदि हामी गएनौं भने हाम्रा नानीहरू हामीहरूसँगै मर्नेछन्।

9 म तिमीलाई विश्वास दिलाउछु हाम्रो भाइ सुरक्षित रहनेछ। यसको लागि म सम्पूर्ण दायित्व लिने छु। यदि मैले उसलाई फर्काउन सकिन भने तिमीले मलाई सधैं दोष दिन सक्छौ।

10 यदि तपाईं हामीलाई अघाडी नै जान दिएको भए, अहिलेसम्म दुइ चोटी अन्न लिएर आई सक्ने थियौं।”

11 त्यसपछि तिनीहरूका बाबु झग्याएलले भने, “यदि यो सही रूपमा नै साँचो हो भने, तब बिन्यामीनलाई तिमीहरूसँगै लिएर जाऊ। तर त्यस शासकको निम्ति केही उपहारहरू लैजाऊ। हामीले आफ्नो भूमिमा उब्जाएका चीजहरूबाट केही लिएर जाऊ। केही सुगन्धित मसला, अलिकती मह, अलिकता, सुगन्धित लेप, मूर्, पेक्ता, र हाडे-बदाम लिएर जाऊ।

12 यसपाली तिमीहरूसँग भएको पैसा भन्दा पनि दुइ गुणा वेशी लिएर जाऊ। हुन सक्छ शासकले भूल गरे होलान, यसर्थ तिमीहरूलाई फर्काई दिएको पैसा पनि लिएर जाऊ।

13 बिन्यामीनलाई त्यस मानिसकहाँ लिएर जाऊ।

14 म प्रार्थना गर्छु जब तिमी त्यो प्रशासकअधि उभिन्छौ सर्वशक्तिमान परमेश्वरले सहायता गर्नु हुनेछ। म प्रार्थना गर्छु उनले बिन्यामीन र शिमोनलाई सुरक्षित फर्कन दिनेछन। यदि यस्तो भएन भने, म फेरि पुत्र शोकले व्याकुल हुनेछु।”

15 यसर्थ ती दाज्यू-भाइहरूले शासकलाई दिनको निम्ति उपहार लगे। तिनीहरूले पहिलो पाली लगेको भन्दा दोबर रकम पनि लिएर गए। यस पल्ट बिन्यामीन आफ्नो दाज्यूहरूसँग मिश्र देश गए।

दाज्यू-भाइहरूलाई यसुफको घरमा निमत्याइयो

16 मिश्र देशमा यसुफले तिनीहरूसँग बिन्यामीनलाई देखे। यसुफले आफ्ना नोकरलाई भने, “ती मानिसहरूलाई मेरो घरमा लिएर जाऊ। एउटा पशु मार अनि पकाऊ, यिनीहरू आज दिउँसो मसित भोजन खानेछन।”

17 उसलाई जे भनिएको थियो नोकरले त्यही गर्‍यो। उनले ती मानिसहरूलाई यसुफको घरमा ल्यायो।

18 जब ती दाज्यू-भाइहरूलाई यसुफको घरमा लगियो तिनीहरू डराए। तिनीहरूले भने, “अस्तिको पाली हाम्रो बोरारहमा पैसा हालेर फर्काइएको थियो त्यसैकारण हामीलाई यहाँ ल्याइयो। त्यो तिनीहरूले हाम्रो विरुद्धमा अश्रु बनाउने छन। अनि तिनीहरू हाम्रो गथाहरू चोरिर लागी हामीलाई कमारा बनाउनेछन।”

19 यसर्थ ती दाज्यू-भाइहरू यसुफको घरको नोकरहरूको मुखियाकहाँ गए।

20 तिनीहरूले भने, “महाशय, म प्रतिज्ञा गर्छु यो सत्य हो, अस्तिको पाली हामी अनन् किन्न आयौं।

21 तर जब हामीहरूले रात बिताउनु पर्ने ठाउँमा आई पुग्यौं, हामीले आफ्नो बोरा खोल्थौं तब बोराको मुखमा नै हामीहरूले तिरको फेर रकम पायौं। अहिले हामीले यहाँ ल्याएका छौं।

22 अनि अहिले फेरि पनि अनन् किन्नको निम्ति अरु रकम ल्याएका छौं। हामी जान्दैनौ कसले त्यो रकम हाम्रो बोरोमा राख्यो।”

23 तब नोकरले उत्तर दियो, “तिमीहरू शान्तिसित बस। नडराऊ। तिमीहरूका परमेश्वर, तिमीहरूको बाबुका परमेश्वरले नै तिमीहरूको निम्ति बोरोमा धन राखिदिएको हुनसक्छ। तिमीहरूले तिरको रकम मैले पाएकै हुँ।”

त्यसपछि त्यस नोकरले तिनीहरू भएको ठाउँमा शिमोनलाई ल्यायो।

24 तब उनले तिनीहरूलाई यसुफको घरमा ल्याए अनि पानी दिए। तिनीहरूले तिनको खुट्टा धोए। उसले तिनीहरूको गथाहरूलाई पनी खुवायो।

25 यसुफले पनि मध्य दिनको भोजन तिनीहरूसित खानेछन् भनी सुनेकोले त्यसपछि तिनीहरूले यसुफलाई दिइने उपहार तयार राखे।

26 यसुफ घरमा आए अनि दाज्यू-भाइहरूले तिनीहरूसित ल्याएको उपहारहरू तिनलाई दिए। त्यसपछि तिनीहरू तिनको आगाडी भईमा निहुरिए।

27 यसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यसुफले भने, “तिमीहरूले आफ्नो बढो बाबुको बारेमा बताएका थियौं, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?”

28 ती दाज्यू-भाइहरूले जवाफ दिए, “ज्यु हजुर, उहाँ जीवित हुनु हुन्छ।” अनि तिनीहरू फेरि यसुफअधि निहुरिए।

29 त्यसपछि यसुफले आफ्नो भाइ बिन्यामीनलाई देखे। (बिन्यामीन र यसुफकी एउटै आमा हुन्।) यसुफले भने, “तिमीहरूले मलाई बताएको कान्छो भाइ यही हो?” त्यसपछि यसुफले बिन्यामीनलाई भने, “हे बाबु, परमेश्वरले तिम्रीलाई आशीर्वाद दिनु हुनेछ।”

30 तब यसुफ हतारिएर कोठा छोडे किनभने तिनी आफ्ना दाज्यू-भाइहरूको मनोभावले व्याकुल भएका थिए अनि रुन चाहन्थे। तिनी आफ्नो कोठाभित्र परे अनि रोए।

31 त्यसपछि यसुफ मुख धोएर बाहिर आए। तिनले आफौंलाई वशमा राखेर भने, “अहिले भोजन गर्ने समय हो।”

32 यसुफले एकलै एउटा टेबलमासँगै भोजन खाए। उनका भाइहरूले अर्को एउटा टेबलमा भोजन खाए। मिश्र देशबासीहरूले अर्को टेबलमा सँगै भोजन खाए। तिनीहरूको विक्वास थियो हिब्रु मानिसहरूसँगै बसेर खानु राम्रो होइन।

33 यसुफका दाज्यूभाइहरू तिनकै टेबल अघि बसेका थिए। तिनीहरू जेटादिखि कान्छासम्म उमेर अनुसार लहैर बसेका थिए। के भइरहेको छ सबै दाज्यूभाइहरूले एका-अर्कोमा आश्चर्यमानी हेरिरहेका थिए।

34 नोकरहरूले यसुफको टेबलबाट भोजन ल्याएर तिनीहरूलाई दिन्थे। तर ती नोकरहरूले बिन्यामीनलाई अरु दाज्यूभाइहरूलाई भन्दा पाँच गुणा वेशी दिन्थे। ती दाज्यूभाइहरू नअथाउञ्जेलसम्म यसुफसँगै खाए।

44

यसुफले जाल फिजाउँछ

1 तब यसुफले आफ्नो नोकरलाई हुकुम गरे। यसुफले भने, “यी मानिसहरू बोरोहरूमा जति अनन् लिएर जान सक्छन् त्यति धेरै अनन् हालिदेऊ। अनि प्रत्येक मानिसको पैसा उसको अनन्को बोरोभित्र हालिदेऊ।

2 कान्छो भाइको थेलोमा पैसा हालिदेऊ। तर उसको थेलोमा मेरो चाँदीको कचौरा पनि हालिदेऊ।” यसुफको सेवकले उसलाई जस्तो गर्नु भनिएको थियो त्यस्तै गर्‍यो।

3 अर्कोदिन, एका बिहानै, सबै दाज्यू-भाइहरूलाई तिनीहरूको गथा समेत फर्काई आफ्नो देशतिर पठाइयो।

4 जब तिनीहरूले शहर गाडेका थिए यसुफले आफ्नो नोकरलाई भने, “जाऊ अनि तिनीहरूलाई पछ्याऊ। तिनीहरूलाई रोकेर भन, ‘हामी तिमीहरूसित राम्रो थियौं, तर किन तिमीहरू हाम्रो निम्ति नराम्रो भयौं? मेरा मालिकको चाँदीको कचौरा किन चोर्यौं?’

5 मेरा मालिकले यसै कचौराबाट पिउँछन् अनि गुप्तकुराहरू जान्नुको लागि यसलाई प्रयोग गर्छन। तिमीहरूले जे गर्‍यो त्यो साँच्चै धेरै नराम्रो हो।”

6 यसर्थ त्यस नोकरले यसुफको आज्ञा मानी सवारमा चढेर गयो अनि ती दाज्यू-भाइहरूलाई रोक्‍यो। यसुफले तिनीहरूलाई जे भन्न लगाएको थिए त्यही उसले भन्यो।

7 तर ती दाज्यू-भाइहरूले त्यस नोकरलाई भने, “किन हजुरका, शासकले यी कुराहरू गर्छन्। हामीले त्यस्तो केही गर्दैनौं।

8 हामीले अघिल्लो पल्ट हाम्रो बोरोहरूमा जुन पैसा एका थियौं त्यो पनि फर्काएर ल्यायौं। यसर्थ हामीले तिप्रो मालिकको घरबाट कुनै सुन अथवा चाँदी चोरका छैनौं।

9 यदि त्यो चाँदीको कचौरा हामी मध्ये कसैको थैलामा भेटियो भने त्यो मरोस्। तिमीहरू आफैले उसलाई मारन सक्छौं अनि तब हामी तिमीहरूको कमारा हुनेछौं।”

10 नोकरले भने, “तिमीहरूले भने झैं गर्नुहोस्। तर म मानिसको हत्या गर्दिन। जुन मानिससँग म चाँदीको कचौरा भेट्छु त्यो मानिस मेरो कमारा हुनेछ, तर अरू मानिसहरू स्वतन्त्र भएर जानेछन्।”

फिजाइएको जालमा बिन्यामीन पर्यो

11 तब प्रत्येक भाइले आफ्नो थैलो छिटो-छिटो भुँइमा राखे।

12 त्यस नोकरले बोराहरू निरीक्षण गर्न थाल्यो। उनले सबभन्दा जेठोबाट शुरू गरेर कान्छोसम्म निरीक्षण गर्‍यो। उनले बिन्यामीनको बोरामा चाँदीको कचौरा भेट्यो।

13 ती दाज्यू-भाइहरू अत्यन्तै दुःखी भए। तिनीहरूले आफ्नो दुःख प्रदर्शनगर्न आफ्ना लुगाहरू च्याते। तिनीहरूले बोराहरू आफ्नो-आफ्नो गधमा चढाएर शहरतिर फर्के।

14 यहूदा अनि उसका दाज्यू-भाइहरू यूसुफको घरमा गए। यूसुफ त्यतिञ्जेल त्यही थिए। ती दाज्यू-भाइहरू भुँइमा उनी अघि निहुरिए।

15 यूसुफले तिनीहरूलाई भने, “तिमीहरूले किन यस्तो कुरा गर्‍यो? के तिमीहरूलाई थाह छैन म जस्तो मानिससित आमवाणी गर्न अभ्यास अनि यस्तो वस्तु पत्तो लगाउने क्षमता छ?”

16 यहूदाले भने, “ब्याख्या गर्ने कुनै बाटो छैन। हामी दोषी छैनौं भनी साबित गर्ने हामीसित कुनै सबूत नै छैन। परमेश्वरले मात्र दोषी मानिस पत्तो लगाउनु भएको छ। यसर्थ हामी दुवै अनि जसको थैलामा कचौरा भेटियो कमारा के रूपमा सेवा गर्न तयार छौं।”

17 तर यूसुफले भने, “म तिमीहरू सबैलाई कमारा बनाउँदिन। त्यही मानिस मात्र कमारा हुनेछ जसले कचौरा चोरी गरेको छ। अरू तिमीहरू शान्तिसितै आफ्ना बाबु भएको भूमिमा जान सक्छौं।”

यहूदाले बिन्यामीनको निम्ति विन्ती गरे

18 त्यसपछि यहूदा यूसुफको नजिक गए अनि भने, “महाशय, दया गरी मलाई स्पष्टसित केही भन्न दिनु होस्। दया गरी मसित नरिसाउनु होस्। म जान्दछु तपाईं फिरेर राजा सरह हुनुहुन्छ।

19 हामी अघिल्लो पाली यहाँ हुँदा तपाईंले सोधनु भयो, ‘के तिम्रो बाबु अथवा दाज्यू-भाइहरू छन्?’

20 हामीले उत्तर दिएँ, ‘हाम्रा बाबु हुनुहुन्छ, उहाँ बढे मानिस हुनुहुन्छ। अनि हाम्रो सानो भाइ पनि छ। हाम्रा बाबुले त्यसलाई खुबै प्रेम गर्नु हुन्छ कारण त्यो उहाँको वृद्ध अवस्थामा जन्मेको हो। त्यस सानो छोराको दाज्यू पनि मर्‍यो। यसर्थ त्यस आमाबाट जन्मेर बाँचेको छोरो त्यो मात्र हो। हाम्रा बाबुले उसलाई खुबै माया गर्नुहुन्छ।’

21 तब तिमीले हामीलाई भनेका थियौं, ‘त्यसो भए त्यस भाइलाई मकहाँ लिएर आऊ।’ म उसलाई हेर्न चाहन्छु।

22 अनि हामीले तपाईंलाई भनेका थियौं, ‘त्यो भाइ आउन सक्तैन। उनले बाबुलाई छोड्न सक्तैन। यदि उसको बाबुले यसलाई पनि गुमाउनु परे तिनी अत्यन्तै शोकाकुल हुनेछन्। तिनी त्यही शोकमा मर्न पनि सक्छन्।’

23 तपाईंले भन्नु भएको थियो, ‘तिमीले आफ्नो कान्छो भाइलाई मकहाँ अवश्य ल्याउनु पर्छ, होइन भने तिमीहरूले अन्न पाउने छैनौं।’

24 यसर्थ हामी आफ्ना बाबु भएको ठाउँमा गयौं अनि तपाईंले बताउनु भएका कुराहरू सबै उसलाई बतायौं।

25 “पछि हाम्रा बाबुले भन्नुभयो, ‘हाम्रो निम्ति तिमीहरू फेरि गएर अन्न किन।’

26 अनि हामीले आफ्नो बाबुलाई भन्यौं, ‘हामी आफ्नो कान्छो भाइ नलिइ जान सक्तैनौं। शासकले भनेका छन् जबसम्म उनी हाम्रा कान्छो भाइलाई देखाउँदैन तबसम्म हामीलाई अन्न बेच्ने छैनन्।’

27 तब हाम्रा बाबुले हामीलाई भन्नुभयो, ‘तिमीहरूलाई थाहा छ मेरी पत्नी राहिलेले मेरो निम्ति दुइवटा छोरा जन्माइन्।

28 फुकजनालाई मैले टाढा पठाएँ अनि जङ्गली पशुहरूले उसलाई मर्‍यो। अनि अहिलेसम्म मैले उसलाई देखेको छैन।

29 अनि यदि अर्को छोरो पनि तिमीहरूले लगेर यदि उसलाई केही खतरा भए, तब मैले मेरो काल परखुनु पर्दैन, त्यो मेरो निम्ति मृत्यु नै हुनेछ।’

30 अब, सोच्नु होस् यदि हामी त्यसलाई नलिइ गए के हुन्छ होला। हाम्रा बाबुको जीवनको महत्त्व पूर्ण अङ्ग नै यही केटो हो।

31 यदि हाम्रा बाबुले त्यस केटोलाई हामीसित नदेखे तिनी मर्नेछन् र त्यसमा हामी दोषी हुनेछौं। हामी आफ्ना शोकाकुल बाबुलाई चिहान भित्र पठाउने छौं।

32 “त्यस केटोको जिम्मादारी मैले लिएँ। मैले मेरो बाबुलाई भनें, ‘यदि मैले त्यस केटोलाई फर्काई ल्याइन् भने तपाईंले मलाई सारा जीवनभरि दोष दिन सक्नु हुन्छ।’

33 यसर्थ म तपाईंसित बिन्ती गर्छु, त्यस केटोलाई आफ्नो दाज्यूहरूसित फर्कन दिनु होस्, अनि म बस्छु र तपाईंको कमारा बनिन्छु।

34 यदि केटो मसँगै फर्किदैन भने म आफ्नो अनुहार बुबालाई देखाउन सकिदैन। यसले के आपत्ति मेरो बुबामाथि आउनेछ, म हेर्न भयभीत हुँ।”

45

यूसुफ भन्छ ऊ को हो

1 यूसुफले अब केही क्षण पनि आफूलाई नियन्त्रणमा राख्न सकेन। तिनी त्यहाँ भएका सबै मानिसहरूको अघाडी रोए। यूसुफले भने, “प्रत्येकलाई यो ठाउँ छोडी जानु भन।” यसर्थ मानिसले त्यो ठाउँ छोडी दिए। खाली ती दाज्यू-भाइहरू मात्र यूसुफसित बसे। त्यसपछि यूसुफले तिनी को हुन भने।

2 यूसुफ रोइरहे अनि फिरेर उनको घरमा भएका जन्मै मिश्र देशीहरूले सुने।

3 यूसुफले उनका दाज्यू-भाइहरूलाई भने, “म तिमीहरूका भाइ यूसुफ हुँ। के मेरा बाबु कुशल हुनुहुन्छ?” तर दाज्यू भाइहरूले तिनलाई उत्तर दिएनन्। तिनीहरू अलमल्ल परे अनि घबराएका थिए।

4 यसर्थ यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई फेरि भने, “मकहाँ आऊ। म बिन्ती गर्छु, तिमीहरू मेरो नजिक आओ।” यसर्थ तिनीहरू यूसुफको नजिकमा गए। अनि उनले तिनीहरूलाई भने, “म तिमीहरूको भाइ हुँ। म त्यही भाइ हुँ जसलाई तिमीहरूले मिश्र देशमा कमारोको रूपमा बेचेका थियौं।

5 अहिले चिन्ता नगर। तिमीहरू आफैसित आफूले गरेका कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु।

6 यस भयंकर अनिकाल दुइ वर्षसम्म चल्‍यो अनि अझै पाँच वर्षसम्म कुनै अन्न-बाली तथा उद्दिदको उब्जाऊ बिना अनिकाल चल्तिरहने छ।

7 यसर्थ तिमीहरूका मानिसहरूलाई बचाउनुको निम्ति परमेश्वरले मलाई यस देशमा तिमीहरूभन्दा अघि पठाउनु भयो।

8 यसर्थ मलाई यहाँ पठाएकोमा तिमीहरूको कुनै दोष छैन। यो परमेश्वरको इच्छा थियो। परमेश्वरले मलाई फिरऊनको बुबा जस्तै बनाउनु भयो। म मिश्रको सम्पूर्ण भूमि अनि फिरऊनको घरको राज्यपाल हुँ।”

मिश्रमा इस्राएललाई निम्तो

9 यसुफले भने, “चाँडो गर अनि मेरा बाबुकाहाँ जाऊ। उनलाई भन उनका छोरो यसुफले यो समाचार पठाएको छ।” परमेश्वरले मलाई मिश्रदेशको शासक बनाउनु भएको छ। यसर्थ मकहाँ आउनु। अबेर नगरी। अहिले नै आउनु।

10 तिमीहरू गोशेनमा मेरो नजिकै बस्न सक्छौ। तिमी, तिमीहरूका बाल-बच्चाहरू, नाति-नातिनाहरू साथै सबै तिम्रा पशुहरूलाई यहाँ स्वागत गरिन्छ।

11 म आउँदो पाँच वर्षसम्म हुने अनिकालमा तिमीहरूको हेरचाह गर्नेछु। यसर्थ तिमीहरू र तिमीहरूका परिवारहरूले आफूसँग भएका कुनै चीज पनि हराउने छैनौ।

12 यसुफले आफ्ना दाज्यू-भाइहरूसित कुरा गरी रहे। उनले भने, “अब तिमीहरू जान्नेछौ म साँच्चै नै यसुफ हुँ र तिमीहरूको भाइ बिन्यामीनले जान्दछ म यसुफ नै हुँ। म तिमीहरूको भाइ तिमीहरूसितै बात गरी रहेको छु।

13 यसर्थ मेरा बुबालाई मैले मिश्र देशमा पाएको सम्मानको विषयमा भनिदेऊ। तिमीहरूले यहाँ देखेको प्रत्येक कुरा सुनाई देऊ। अब झट्टै जाऊ अनि मेरा बुबालाई यहाँ लिएर आऊ।”

14 त्यसपछि तिनको भाइ बिन्यामीनसित यसुफले आलिङ्गन गरे अनि तिनीहरू दुवैजना रुन शुरू गरे।

15 त्यसपछि यसुफले आफ्ना सबै दाज्यू-भाइहरूलाई र्खाई खाए अनि तिनीहरूको निम्ति रोए। त्यसपछि उनका दाज्यू-भाइहरू उनीसँग कुरा गर्न थाले।

16 फिरऊनले थाहा पाए यसुफका दाज्यू-भाइहरू त्यहाँ आएका थिए। फिरऊको राजमहलमा प्रत्येकले यो खबर चाल पाए। फिरऊन र उनका सेवकहरू यो खबर सुनेर खुशी भए।

17 यसकारण फिरऊनले यसुफलाई भने, “तिम्रो दाज्यू-भाइहरूलाई भन तिनीहरूलाई जति अन्न चाहिन्छ लिएर कनान देशमा जाऊन।

18 आफ्ना दाज्यू भाइहरूलाई भन तिनीहरू आफ्नो बाबु र परिवारहरू लिएर यहाँ मकहाँ आउनु। जीवन निर्वाहको निम्ति म तिनीलाई यहाँको सब भन्दा असल भूमि दिनेछु अनि तिनीहरूले सबभन्दा असल भोजन गर्ने छन्।”

19 त्यसपछि फिरऊनले भने, “तिम्रा दाज्यू-भाइहरूलाई यहाँ भएका गाडीहरू मध्ये सबभन्दा असल चाँहि दिनु। तिनीहरूलाई भन ती गाडीहरूमा तिनीहरू कनान गएर आफ्ना बाबु र जहान, छोरा-छोरीहरू लिएर आउनु।

20 आफ्ना ती सर-समानहरूको फिक्री नगर जो तिमी आफूसँगै ल्याउन सक्दैनौ किनभने मिश्रका सर्वोत्तम वस्तुहरू तिनीलाई दिइनेछ।”

21 यसर्थ इस्राएलका छोराहरूले यसो गरे। फिरऊनले प्रतिज्ञा गरे झैं यसुफले तिनीहरूलाई गाडीहरू दिए। तिनीहरूको यात्राको निम्ति प्रशस्त भोजन पनि दिए।

22 यसुफले तिनीहरू प्रत्येकलाई सुन्दर लुगाको जोडा दिए। तर बिन्यामीनलाई चाँहि तिनले राम्रो लुगाले बनिएको पाँच जोडा दिए। बिन्यामीनलाई तिनले चाँदीको तीन सय सिक्का पनि दिए।

23 यसुफले आफ्ना बाबुको निम्ति उपहारहरू पनि पठाए। तिनले दश गधामा लदाएर मिश्र देशको राम्रा-राम्रा समानहरू पठाइ दिए अनि आफ्ना बाबु लिएर आउनको लागि दशवटा छाउरी गधामा अन्न, रोटी र अरू भोजनहरू पुरा लादेर पठाए।

24 त्यसपछि यसुफले आफ्ना दाज्यू-भाइहरूलाई जाने अनुमति दिए। अनि जब तिनीहरू जान लागेका थिए यसुफले तिनहरूलाई भने, “सरासरी घर जानु बाटोमा कतै लडाईं नगर्नु।”

25 यसर्थ ती दाज्यू-भाइहरू मिश्र देश छोडी तिनीहरूका पिता भएका देश कनानमा गए।

26 दाज्यू-भाइहरूले उनलाई भने, “बाबु, यसुफ अझसम्म जीवित छ। अनि त्यो समस्त मिश्र देशको शासक छ।”

तिनीहरूका बाबुले के सोचु पर्ने केही जानेन। प्रथम त, तिनले आफ्ना छोराहरूको कुरामा विश्वास गरेनन।

27 तर तिनीहरूले उनलाई यसुफले भनेको प्रत्येक कुरा बताए। अनि यसुफले आफ्नो बाबुलाई मिश्र देश लिएर आउनु भनी पठाएको गाडीहरू याकृबले देखे। तिनी उत्तेजित र अत्यन्तै खुशी भए।

28 इस्राएलले भने, “अब म तिमीहरूलाई विश्वास गर्छु। मेरो छोरो यसुफ अझ जीवित छ। मेरो मृत्युअघि म उसलाई भेट्न जानेछु।”

46

इस्राएललाई परमेश्वरको विश्वासनीयता

1 यसर्थ इस्राएलले मिश्र देशको यात्रा शुरू गरे। पहिला तिनी बर्शेबा गए। त्यहाँ तिनले आफ्नो बुबा इसहाकका परमेश्वरलाई बलि चढाए। उनले परमेश्वरको आराधना गरे।

2 त्यस रात परमेश्वर इस्राएलसित सपनामा बोल्नु भयो। परमेश्वरले भन्नुभयो, “याकृब, याकृब।”

अनि इस्राएलले उत्तर दिए, “म यहाँ छु।”

3 तब परमेश्वरले भन्नुभयो, “म परमेश्वर हुँ, तिम्रा बाबुको परमेश्वर। मिश्रमा जान नडराऊ मिश्रमा म तिमीलाई ठूलो जातिहरू बनाउनेछु।

4 म तिमीसँगै मिश्र जानेछु, तर म आफैले निश्चय नै मिश्रबाट तिमीलाई फर्काएर ल्याउनेछु। जब तिमी मखौँ तिम्रो आँखा आफ्नो हातले बंद गरिदिने यसुफ हुनेछ।”

इस्राएल मिश्र जान्छन्

5 त्यसपछि याकृबले बर्शेबा छोडे र मिश्रको यात्रा गरे। उसका छोराहरू, पत्नीहरू र तिनीहरूका सबै नानीहरू मिश्रमा ल्याए। फिरऊनले पठाएको गाडीहरूमा तिनीहरूले यात्रा गरे।

6 तिनीहरूसित गाई-वस्तुहरू र मिश्रमा तिनीहरूसित भएका सबै चीजबीजहरू थिए। यसर्थ आफ्नो सबै नानीहरू र परिवारसित मिश्र गए।

7 तिनीसित तिनका छोरा-छोरीहरू र नाती-नातिनीहरू थिए। तिनका सबै परिवार तिनीसित मिश्रमा गए।

याकृबको परिवार

8 तिनीसित मिश्र जाने छोरा-छोरी तथा परिवार यिनै हुन:

रूबेन याकृबका जेठो छोरो थिए।

9 रूबेनका छोराहरू: हनोक, पल्लु, हेमोन अनि कर्मी थिए।

10 शिमोनका छोराहरू: यम्पल, यामीन, ओहद, यार्कीन अनि सोहर र कनानी पनि थिए। (शाओल कनानी पत्नीबाट जन्मेका शिमोनका थिए।)

- 11 लेवीका छोराहरूः गेशोर्न, कहात र मरारी थिए।
 12 यहदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेप्नोन, अनि हामूल थिए।
 13 इसाकारका छोराहरूः तोला, पुवा, योब र शिमोन थिए।
 14 जबलूनका छोराहरूः सेरेद, एलोन अनि यहलेल थिए।
- 15 स्बेन, शिमोन, लेवी, यहदा, इसाकार अनि जबलून याकूबकी पत्नी लेआबाट जन्मेका छोराहरू थिए। लेआले यी छोराहरू पघानआराममा जन्माएकी थिइन। तिनकी एउटी दीना नाउँ भएकी छोरी पनि थिइन। यस परिवारमा तेतीस जना मानिसहरू थिए।
- 16 गादका छोराहरूः यिम्ना, यिष्वा, यिष्वी, र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरीआका हेबेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।
 17 अशेरका छोराहरूः यिम्ना, यिष्वा, यिष्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरीआका हेबेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।
- 18 यी सब याकूबकी पत्नी लेआकी कमारी जिल्पाबाट जन्मिएका थिए। (जिल्पा लाबानले आफ्नी छोरी लेआलाई दिएको कमारी हो।) त्यस परिवारमा सोह्र जना मानिसहरू थिए।
- 19 याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।)
 20 मिश्रमाहुँदा यसुफको दुइवटा छोराहरूः जन्मिएः मनशे अनि एप्रैम थिए। ओन शहरका एक जना पूजाहारी पोतीफिराकी छोरी आसनतले यसुफका लागि यी छोराहरू जन्माइन।
 21 बिन्यामीनका छोराहरूः बेला, बेकेर, अशबेल, गेरा, नामान, एही शेश, मुप्पीम, हुप्पीम अनि आर्द थिए।
- 22 यिनीहरू याकूबकी पत्नी राहेलबाट जन्मेका छोराहरू थिए। यस परिवारमा चौध जना मानिसहरू थिए।
- 23 हुशीम दानका छोरो थियो।
 24 नमालीका छोराहरूः यहसेल, गुनी, येसेर अनि शिल्लेम थिए।
- 25 याकूब र बिल्हाबाट जन्मेका छोराहरू तिनीहरू नै थिए। (बिल्हा लाबानले आफ्नी छोरी राहेललाई पठाएको कमारी थिइ।) यस परिवारमा सात जना मानिसहरू थिए।
- 26 याकूबका सन्तानहरूः जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।)
 27 त्यसमा यसुफका दुइजना छोराहरू पनि थिए जो मिश्र देशमा जन्मेका थिए। यसर्थ मिश्र देशमा याकूब परिवारका मानिसहरूः जम्मा सत्ती जना थिए।
- इस्राएल मिश्रमा पुग्छ
 28 याकूबले यसुफसित कुराकानी गर्न यहदालाई पहिले पठाए। गोशेन भूमिमा यहदा यसुफसित कुरा गर्न गयो। त्यसपछि याकूब र उनका अन्य मानिसहरू त्यस भूमिमा गए।
 29 यसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिगन गरे र धेरै बेरसम्म रोए।
 30 तब इस्राएलले यसुफलाई भने, “अब म शान्तिसित प्राण त्याग्न सक्छु। मैले तेरो मुख देखे अनि बुझे तँ जिउँदै छस्।”
 31 यसुफले आफ्नो दाज्यू-भाइ तथा बाबुका अरू परिवारलाई भने, “म जान्छु र फिरऊनलाई तिमीहरू यहाँ आएको कुरा गर्छु। म फिरऊनलाई भन्छु ‘मेरा दाज्यू-भाइ र मेरो बाबुका अरू सन्तानहरूले कनान देश छोडेर यहाँ मकहाँ आएका छन्।
 32 यी परिवारहरू गोठालाहरू थिए। तिनीहरूले सधैं भेडा र गाई-गोरूहरू पाल्थे। तिनीहरूसित भएका गाई-वास्तुहरू सबै लिएर आएका छन्।’
 33 जब फिरऊनले बोलने छन् र तिमीहरूलाई तिनले सोध्ने छन्, ‘तिमीहरूले के काम गर्छौं?’
 34 तिमीहरूले उनलाई भन्नु, ‘हामी भेडा गोठालाहरू हौं। जीवनभरि हामी भेडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशेनमा बस्दा राम्रो हुन्छ।”

47

इस्राएल गोशेनमा बस्छन्

- 1 यसुफ फिरऊनकहाँ गए अनि भने, “मेरा बाबु, दाज्यू-भाइहरू र सबै तिनीहरूका परिवारहरू कनान देश छोडेर तिनीहरूसित भएका सबै पशुहरू तथा प्रत्येक चीज लिएर यहाँ मकहाँ आएका छन्। अहिले तिनीहरू गोशेन भूमिमा छन्।”
 2 फिरऊनकहाँ जान यसुफले अरू आफ्ना पाँच दाज्यू-भाइहरूलाई रोजे।
 3 फिरऊनले ती दाज्यू-भाइहरूलाई भने, “तिमीहरूको काम धन्धा के हो?”
 तिनीहरूले फिरऊनलाई भने, “हजूर, हामीहरू भेडा गोठालाहरू हौं। अनि हाम्रा अधिका पिता-पुर्खाहरू पनि भेडा गोठालाहरू नै थिए।”
 4 तिनीहरूले फिरऊनलाई भने, “कनान देशमा अनिकालको घोर प्रकोप परेको छ। हाम्रा पशुहरूको निम्ति त्यहाँ कुनै भूमिमा घाँस छैन। यसर्थ हामी यस भूमिमा बस् भनी आएका छौं र तपाईंलाई अनुमतिको निम्ति बिन्ती गर्छौं।”
 5 तब फिरऊनले यसुफलाई भने, “तिम्रा बाबु अनि दाज्यू-भाइहरू तिमी कहाँ आएका छन्।
 6 तिनीहरूका लागि बस्ने कुनै ठाउँ मिश्रमा तिमी छान्न सक्छौं। आफ्ना बुबा र भाइहरूको लागि असल ठाउँ छानिदेऊ। गोशेनको भूमिमा तिनीहरूलाई बस्ने अनुमति देऊ। यदि तिनीहरूमध्ये कोही राम्रा गोठाला छन् भनी तिमीलाई थाहा छ भने तिनीहरूलाई मेरा पशुहरू हेर्ने जिम्मा देऊ।”
 7 तब यसुफले आफ्ना बाबु याकूबलाई फिरऊनसित भेट गर्न बोलाए। याकूबले फिरऊनलाई आशीर्वाद दिए।
 8 अनि फिरऊनले उनलाई भने, “तिम्रो उमेर कति हो?”

9 याकूबले फिरऊनलाई भने, “मेरो जीवन छोटेो अनि दुःखले भरिएको छ। म केवल एक सय तीस वर्ष पुगेको छु। मेरो यो पूर्वाहसित तुलना गर्दा केही होइन जब तिनीहरू यस धर्तीमा बाँचेका थिए।”

10 याकूबले फिरऊनलाई आशीर्वाद दिए अनि उनले फिरऊनबाट विदा लिए।

11 यूसुफले फिरऊनको निर्देशन अनुसार आफ्ना बुबा र दाज्यू-भाइहरूलाई मिश्रको सबै भन्दा मलिलो भूमि राम्रोसेमा राखे।

12 यूसुफले आफ्ना बाबु, दाज्यू-भाइ तथा तिनीहरूका मानिसहरूलाई चाहिएको खाद्य पदार्थहरू पनि दिए।

यूसुफ फिरऊनको निम्ति भूमि किन्छन्

13 अनिकालको समयले अझ भयंकर रूप धारण गर्यो। त्यस भूमिमा कतै खाद्य वस्तुहरू थिएन। अनिकालको समयले गर्दा मिश्र र कनानको अवस्था सोचनीय भयो।

14 त्यस भूमिका मानिसहरूले धेरै भन्दा धेरै अन्न किन्न थाले, यूसुफले रूपियाँ जम्मा गरे अनि फिरऊनको महलमा ल्याए।

15 केही समय पछि मिश्र र कनान देशका मानिसको पैसा सकियो। तिनीहरूले आफ्नो सबै पैसा अन्न किनै खर्च गरे। यसर्थ मिश्रका मानिसहरूले यूसुफलाई भने, “हाम्रो पैसा सकियो हामीलाई खाने कुरा दिनुहोस्। यदि हामीले खान पाएनौ भने तपाईंको अधि नै हामी मर्नेछौं।”

16 तर यूसुफले भने, “तिमीहरूले आफ्नो गाई-वस्तुहरू मलाई देऊ तब म अन्न दिनेछु।”

17 यसर्थ मानिसहरूले आफ्नो सबै पशुहरूको बदलीमा खाद्यान्न किने। त्यस वर्ष यूसुफले मानिसहरूबाट भेडा, बाख्रा, घोडा र गधा लिए अनि तिनीहरूलाई खाद्यान्न दिए।

18 तर अर्को वर्ष मानिसहरूसित अन्न किन्ने पैसा तथा पशुहरू केही थिएन। यसर्थ मानिसहरू यूसुफकहाँ गए अनि भने, “तपाईं जान्नु हुन्छ हामीसित पैसा छैन अनि पशुहरू पनि तपाईंकै भए। यसर्थ हामीसित यस घडी हाम्रो जीवन र जग्गा जमीनबाहेक केही छैन।

19 अब हामी तपाईंको नजरको सामुने मर्नेछौं। तर यदि तपाईंले हामीलाई अन्न दिनु भयो भने हामी फिरऊनलाई जमीन दिनेछौं र उनको कमारु कामारी हुनेछौं। हामीलाई अन्नको बीउ दिनेोस् त्यसलाई छरेर हामी अन्न उब्जाउन सक्छौं। त्यसो भए हामी मर्दैनौ र बाँच्छौं अनि हाम्रो निम्ति भूमिले फसल फेरि उब्जाउनेछ।”

20 यसर्थ यूसुफले फिरऊनको निम्ति मिश्र देशको सबै भूमि किने। सबै मानिसहरूले यूसुफलाई भूमि बेचे। अनिकाल लागेको हुनाले तिनीहरूले त्यसो गरे।

21 जहाँ सम्म साधारण मानिसहरूको कुरा छ, उनले तिनीहरूलाई सम्पूर्ण मिश्रका शहरहरूमा घुमफिर गर्ने अनुमति दिए।

22 पूजाहारीहरूको भूमि मात्र यूसुफले फिरऊनको निम्ति किनेनन्। पूजाहारीहरूले आफ्नो भूमि बेचन परेन कारण तिनीहरूको कार्यको निम्ति फिरऊनले तिनीहरूलाई पैसा दिन्थे। यसर्थ अन्न किन्दा तिनीहरूले त्यही पैसा खर्च गरे।

23 यूसुफले मानिसहरूलाई भने, “मैले फिरऊनका निम्ति तिमीहरूको भूमि ल्याएँ। यसर्थ म तिमीहरूलाई बीउ दिन्छु जसले गर्दा तिमीहरू त्यसलाई खेतमा छर्न सक्छौं।

24 “फसल उठाउँदा तिमीहरू उब्जनीको पाँचौं हिस्सा फिरऊनलाई दिनु पर्छ। आफ्नो निम्ति तिमीहरूले अर्को फसलको निम्ति बीउ चार भाग राख्न सक्छौं। आफ्नो खेतमा र अन्न उब्जाउन सक्छौं। अब तिमीहरू आफ्नो परिवार र नानीहरूलाई खुवाउन सक्छौं।”

25 मानिसहरूले भने, “हामी फिरऊनको कमारु हुन खुशी छौं। कारण तपाईंले हामीलाई हाम्रो जीवन दान दिनु भयो।”

26 यसर्थ यूसुफले त्यस समयमा एउटा नियम बनाए जुन आजसम्म चलिरहेको छ। त्यस नियमले यसो भन्छ “भूमिबाट उब्जेको प्रत्येक चीजको पाँच भागमा एक भाग चाहि फिरऊनको हो। पूजाहारीहरूले राखेको भूमि मात्र फिरऊनको होइन नत्र मिश्र देशको पुरै भूमि फिरऊनको हो।”

“मिश्र देशमा मलाई नगाड”

27 इस्राएल मिश्र देशको गोशेन भूमिमा बसे। तिनका परिवारहरू बढेर अति विशाल भयो। तिनीहरूले मिश्रमा भूमि पाए अनि राम्रो जीवन बिताए।

28 याकूब मिश्र देशमा सत्र वर्षसम्म बसे। यसर्थ तिनी एक सय सैतालीस वर्षका भए।

29 इस्राएलले आफ्नो मृत्युको समय आयो भनी थाहा पाए। यसर्थ तिनले आफ्नो छोरो यूसुफलाई बोलाए भने, “यदि तैले मलाई सँच्चै प्रेम गर्छस् भने आफ्नो हात मेरो तिघ्रामुनि राखेर कसम खा। मलाई वचन दे जे म भन्छु त्यही मान्छु भनेर म प्रति तै सँचो हो। जब म मर्छु मलाई मिश्र देशमा नगाड।

30 मलाई त्यही जग्गामा गाड्नु जहाँ मेरो पिता-पुर्खाहरू गाडिएका छन्। मलाई मिश्रबाट बाहिर लगेर हाम्रा परिवारको चिहान घारीमा गाड्नु।”

यूसुफले भने, “तपाईंले जे भन्नु हुन्छ म त्यही गर्छु म वचन दिन्छु।”

31 तब याकूबले भने, “कसम खाऊ।” तब यूसुफले कसम खाए अनि भने उनले त्यही गर्नेछन् जे उनले गर्नु भनि कसम खाए। तब इस्राएल आफ्नो पलङ्गमाथि* अडेसिएर शिर निहराए।

48

मनश्शे अनि एप्रैमको लागि आशीर्वाद

1 केही समय पछि यूसुफले थाहा पाए उनका बाबु सिक्किन्त बिमारु थिए। यसर्थ यूसुफले आफ्ना छोराहरू मनश्शे र एप्रैमलाई लिएर बाबूकहाँ गए।

2 जब त्यहाँ यूसुफ पुगे कसैले इस्राएललाई भने, “तिघ्रो छोरो यूसुफ तपाईंलाई भेट्न आएका छन्।” इस्राएल खुबै दुर्बल भएका थिए तापनि तिनले आफ्नो ओष्ठ्यानबाट उठेर बसे चेष्टा गरे।

3 तब इस्राएलले यूसुफलाई भने, “सर्वशक्तिमान परमेश्वरले कनान देशको लूजामा मलाई दर्शन दिनु भयो। परमेश्वरले त्यहाँ मलाई आशीर्वाद दिनु भयो।

4 परमेश्वरले भन्नुभयो, ‘म तिघ्रो एउटा विशाल परिवार बनाउनेछु। म तिमीलाई धेरै नानीहरू दिनेछु अनि तिमी महान व्यक्ति हुने छौ। तिघ्रा परिवारले यो भूमिमा सधैको निम्ति अधिकार जमाउनेछन्।’

5 अनि अहिले तिघ्रा दुइ छोराहरू छन्। यी छोराहरू म मिश्रमा आउनुभन्दा अधि नै यहाँ जन्मेका हुन। तिघ्रा एप्रैम र मनश्शे छोराहरू मेरो निम्ति रूबेन र शिमोन जस्तै हुन।

6 यसर्थ यी दुइ भाइ मेरो छोराहरू हुनेछन्। मेरो प्रत्येक चीजमा नै तिनीहरूले अंश पाउनेछन्। तर यदि अब तिघ्रा अरु छोराहरू जन्मे, ती तिघ्रा छोराहरू हुनेछन्, र तिनीहरू एप्रैम र मनश्शेका छोराहरू झैं भएर भविष्यमा एप्रैम र मनश्शेको सम्पत्तिको हकदार हुनेछन्।

* 47:31: तब ... निहराए “इस्राएलले आफ्नो ओष्ठ्यानको सिरानमा टाउको निहराए।” अथवा तब इस्राएलले लड्कीको सहारा लिएर अराधनामा शिर निहराए। (लड्कीको अर्थ पलङ्गको सदामा गरिएको छ।)

7 पद्मनगरमाबाट यात्रा गरेपछि राहेलको मृत्यु भयो जसले मलाई अत्यन्तै शोकाकुल पार्यो। तिनी कनानमा मरिनु हामीहरू अझै एप्रातपट्टी यात्रा जारी राख्यौं। मैले तिनलाई एप्राततिर जाने बाटो छेउमा गाडें। (एप्रात नै बेतलेहम हो)।”

8 तब इस्राएलले यूसुफका छोराहरूलाई देखे। इस्राएलले भने, “यी केटाहरू को हुन्?”

9 यूसुफले आफ्नो बाबुलाई भने, “यिनीहरू मेरा छोराहरू हुन्। परमेश्वरले यी छोराहरू नै मलाई दिनु भएको हो।”

इस्राएलले भने, “ती तिम्रा छोराहरूलाई मकहाँ ल्याऊ, म तिनीहरूलाई आशीर्वाद दिन्छु।”

10 इस्राएल बढो भइसकेकोले आखौं राम्रो देखिँदैन थिए। यसर्थ यूसुफले ती छोराहरूलाई आफ्ना बाबु नजिक ल्याए। इस्राएलले ती केटाहरूलाई चुम्बन दिँदै अड्गालो हाले। मनश्शे अनि एप्रैमको लागि आशीर्वाद

11 तब इस्राएलले यूसुफलाई भने, “म तँलाई हेर्न पाउँछु भनी कहिल्यै सोचेको थिइन, तर हेर, परमेश्वरले तँ र तेरा छोराहरूसमेत मलाई भेटगराउँनु भयो।”

12 यूसुफले ती केटाहरूलाई आफ्ना बाबुको घुँडाबाट हटाए अनि तिनीहरू सबै आफ्नो बाबुअधि निहुरिए।

13 यूसुफले एप्रैमलाई दाहिने तिर र मनश्शेलाई आफ्नो देब्रेतिर राखे। (यसरी एप्रैम याकूबको देब्रे र मनश्शे दाहिने पट्टी थिए।)

14 तर इस्राएलले हात लम्काएर आफ्नो दाहिने हात सानो नानी एप्रैमको शिरमा राखे। त्यसपछि उनले आफ्नो देब्रे हात ठूलो चाँहि नानी मनश्शेको शिरमा राखे। मनश्शे पहिले जन्मेको र एप्रैमभन्दा जेठो भएता पनि इस्राएलले त्यसको शिरमा देब्रे हात राखे।

15 अनि इस्राएलले यूसुफलाई आशीर्वाद दिँदै यसो भने,

“मेरो पिता-पुर्खाहरू अब्राहाम र इसहाकले हाम्रा परमेश्वरलाई आराधना गरे,
अनि परमेश्वरले नै मेरो जीवन भरि डोर्याउँनु भयो।

16 उहाँ एकजना स्वर्गाद्त हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो।

अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ।

मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्।

तिनीहरू बढ्नु अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।”

17 यूसुफले आफ्ना बाबुले एप्रैमको शिरमा दाहिने हात राखेको देखे र यस मा यूसुफ खर्शी भएनन्। उनले इस्राएलको दाहिने हात एप्रैमको शिरबाट हटाएर मनश्शेको शिरमाथि राख्न चाहन्थे, र तिनले आफ्नो बाबुको हात समाते।

18 यूसुफले आफ्नो बाबुलाई भने, “तपाईंको दाहिने हात एप्रैमको शिरमा पर्यो तर त्यो राम्रो भएन कारण मनश्शे पहिले जन्मेको हो। यसर्थ तपाईंको दाहिने हात उसको शिरमा राख्न होस्।”

19 तर तिनका बुबाले तर्क गर्नुभयो अनि भन्नुभयो, “मेरा छोरा, म जान्दछु। म जान्दछु, मनश्शे जेठो छोरो हो अनि उ महान् हुनेछ। मनश्शे ठूलो परिवारहरूको बुबा पनि हुनेछ। तर कान्छो छोरा जेठाभन्दा अझै महान् हुनेछ। अनि कान्छोका सन्तानहरू बढ्नेछन् अनि देशमा महान् हुनेछन्।”

20 यसर्थ इस्राएलले तिनीहरूलाई त्यस दिन आशीर्वाद दिए। उनले भने,

“जहिले पनि इस्राएलका मानिसहरूले आशीर्वाद दिदा,

तिमीहरूको नाउँ उच्चारण गर्नेछन्।

तिनीहरूले भन्नेछन्, ‘परमेश्वरले तिमीहरूलाई पनि

एप्रैम र मनश्शे झै महान बनाउन्।’ ”

यसरी इस्राएलले एप्रैमलाई मनश्शेभन्दा महान बनाए।

21 तब इस्राएलले यूसुफलाई भने, “हेर, मेरो आन्तिम समय आइसकेको छ। तर परमेश्वरले तिमीलाई सधैं सघाउनु हुनेछ। उहाँले तिमीहरूलाई तिमीहरूको पिता पुर्खाहरूको भूमिमा लैजानु हुनेछ।

22 जुन कुरो तिम्रा दाज्य-भाइहरूलाई दिइने त्यो तिमीहरूलाई दिएको छ। मैले एमोरीहरूबाट जितेको पहाड तिमीलाई दिन्छु। यस पहाडलाई जित्रको निम्ति मैले तरवार र धनु-काँड चलाएँ, अनि जिते।”

49

याकूबले छोराहरूलाई आशीर्वाद दिन्छन्

1 तब याकूबले सबै छोराहरूलाई बोलाए। उनले भने, “मेरा सबै छोराहरू मकहाँ आऊ। भविष्यमा के हुनेवाला छ म त्यो भन्ने छु।

2 “हे याकूबका छोराहरू, तिमीहरू सँगै आऊ,
अनि तिम्रा बाबु इस्राएलले भनेको सुन।

रूबेन

3 “रूबेन, तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै
मेरो शक्तिको पहिलो प्रमाण होस्।

तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि,
अनि शक्तिशाली हुन्छस्।

4 तर तेरो महत्वपूर्ण शक्ति
बाढीको पानी जस्तै शक्तिशाली थियो
तर तैले त्यसलाई बचाई राख्न सकिनस्।

यहीकारण तँ अरू छोराहरूभन्दा महत्वपूर्ण छैनस्।

तँ आफ्नो बुबाको ओछ्यानमा चढिस्
अनि उनकी एउटी पत्नीसित सुतिस्।

तँ मेरो ओछ्यानमा गइस्
अनि त्यसलाई भ्रष्ट पारिस्।

शिमीन र लेवी

5 “शिमीन र लेवी दाज्यू-भाइ हुन।

तिनीहरू आफ्नो तरवार लिएर खेलन रूचाउँछन्।

6 तिनीहरूको दुष्ट योजनामा म भाग लिनु चाहँदैनँ

अनि तिनीहरूको सभामा उपस्थित हुनु चाहँदैन किनभने

तिनीहरू आफू रिसाउँदा मानिसहरू मार्छन्।

अनि आफ्नो आनन्दका लागि तिनीहरू प्राणीहरूलाई दुःख दिन्छन्।

7 तिनीहरूलाई रिसको सराप परेको छ किनभने यो सङ्घै उग्र हुन्छ।

जब तिनीहरू रिसले बौलाहा भए, तिनीहरू सङ्घै निर्दयी भए।

तिनीहरू याकूबको भूमिमा आफ्नो अंश पाउने छैनन्।

तिनीहरू याकूबको भूमिमा छरपस्ट हुनेछन्।

यहदा

8 “हे यहदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्।

तैले तेरा शत्रुहरूलाई ध्वंश पार्नेछस्।

तेरा दाज्यू-भाइहरू तेरो अधि नतमस्तक हुनेछन्।

9 यहदा तँ सिंह जस्तै छस्।

मेरो छोरा, तँ त्यो सिंह जस्तो देखिन्छस् जो आफूले मारेको जनावरमाथि उभिदा देखिन्छ।

तँ जब आराम गर्न ढल्किन्छस् तँ सिंह जस्तै देखिन्छस्,

अनि कसैले तेरो विरोध गर्ने साहस गर्दैन।

10 यहदाको परिवारबाट राजाहरू हुनेछन्।

राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन,

जब सम्म एकजना वास्तविक राजा आउनु हुँदैन।*

तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।

11 उनले उसको जवान गधा सबभन्दा असल दाखको बोटमा बाँध्नेछ।

सबभन्दा असल अङ्गुरको रसमा उनले आफ्नो लुगाहरू धुनेछ।

12 उसका आँखाहरू मधलेगर्दा राता हुनेछन्,

र उसका दाँतहरू दूधलेगर्दा सेता छन्।

जबलून

13 “जबलून समुद्रको किनारमा बस्नेछ।

समुद्रको किनार जहाजहरूको निम्ति सुरक्षित ठाउँ हुनेछ।

उसको भूमि सीदोन शहरसम्म विस्तृत रहनेछ।

इस्साखार

14 “इस्साखार आफ्नो जीन थैलोको बीचमा आराम

गर्न ढल्किएको बलियो गधा जस्तो हो।

15 ऊ हेर्छ उसको विश्राम गर्न ठाउँ राम्रो छ।

ऊ हेर्छ उसको जग्गा राम्रो छ।

त्यसपछि ऊ गहुँ भारी बोक्न राजी हुने छ।

ऊ कमारो जस्तै खट्टन राजी हुने छ।

दान

16 “दानले इस्त्राएलका अरू कुलहरूले झैं

आफ्ना मानिसहरूको न्याय गर्ने छ।

17 दान बाटोको किनारमा बसेको

सर्प झैं हुनेछ।

दान बाटो छेउमा सुतिरहेको

सर्प झैं भयानक हुनेछ।

त्यो सर्पले घोडाको खुट्टामा डस्नेछ,

र घोडामाथि सवार हुने भइँमा लड्नेछ।

18 “परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षामा पर्खिरहेको छु।

गाद

19 “एक हल डाकूहरूले गादमाथि आक्रमण गर्नेछन्,

तर गादले तिनीहरूलाई धपाउने छ।

आशेर

20 “आशेरको भूमिमा राम्रो उब्जनी हुनेछ।

त्यसले राजाका लागि उत्तम उपयोगी खाद्य प्रदान गर्ने छ।

* 49:10: वास्तविक ... हुँदैन अथवा “जबसम्म सिलोह आउँछ” अथवा “जबसम्म यसको सम्बन्धित मानिस आउँछ” अथवा “जबसम्म उसको उपहार आउँछ।”

नमाली

21 “नमाली स्वतन्त्र दार्पणं मृग जस्तै हो।
अनि उसका शब्दहरू मृगका पाठा-पाठीहरू भन्दा सुन्दर छन।

यसुफ

22 “यसुफ अत्यन्त सफल भएको छ।
यसुफ फलले लादिएको बोट जस्तै वसन्तमा बढने बोट जस्तै
अनि यस्तो बोट हो जसका हाँगाहरू भितामा चढ्छन।

23 धेरै मानिसहरू तिनको विरोधी भए
अनि तिनीसित युद्ध गरे।

काँडहरू लिएका मानिसहरू तिनका शत्रु भए,
24 तर दक्षता र बहादुरी अनि बलियो धनुले गर्दा उसले लडाँई जित्यो।
याकूबको परमेश्वर गोठालाबाट साहस र शक्ति प्राप्त गर्नेछन।
25 आफ्ना बाबुका परमेश्वरबाट उसले शक्ति पाउनेछ।

“सर्वशक्तिमान परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन,
अनि स्वर्गबाट तिमीलाई आशीर्वाद दिऊन, अनि अगाध गहिरो समुद्रबाट तिमीलाई आशीर्वाद दिऊन।
उहाँले तिमीलाई स्तन र गर्भबाट आशीर्वाद दिऊन।
26 मैले प्राप्त गरेको आशीर्वादहरू
मेरा माता-पिताले प्राप्त गरेको आशीर्वादभन्दा धेरै छन्।
ती पुराना पर्वतहरू जस्तै थुपारिएका यसुफका यस्ता आशीर्वादहरू,
उनका दाज्यू-भाइहरू मध्ये राजकुमारको शिरमा परून।

बिन्यामीन

27 “बिन्यामीन एउटा भोकाएको ब्वाँसो जस्तै हो।
बिहान ऊ शिकार गर्छ, जनावर मार्छ अनि खान्छ।
अनि राती ऊ लुटेका वस्तुहरू भाग लगाउँछ।”

28 यिनीहरू झ्याएलका बाह कुलहरू थिए। यो नै तिनका बुबाले भन्नु भएको थियो जब उहाँले तिनीहरूलाई आशीर्वाद दिनु भयो। उहाँले प्रत्येकलाई उचित आशीर्वाद दिनु भयो।
29 तब झ्याएलले तिनीहरूलाई आज्ञा दिए अनि भने, “म मर्न आँटेको छु। मलाई मेरो पिता पुर्खाहरूसँग गाड्नु। म एग्नोन हितीको क्षेत्रको ओडारमा गाडिन चाहन्छु जहाँ मेरा पुर्खाहरू गाडिएका छन्।

30 कनानमा माभ्रेको छेउ मकपेलाको मैदानमा भएको ओडार यही हो। यो त्यो ओडार हो जसलाई मेरा बुबा अब्राहामले एग्नोन हितीबाट इलाकासमेत आफ्नो गाड्ने चिहानको लागि किनेका थिए।

31 त्यही ओडार हो जहाँ अब्राहाम र उसको स्वास्री सारालाई गाडिएको थियो। इसहाक र उसकी स्वास्री सारालाई गाडिएको थियो। इसहाक र उसकी पत्नी रिबेकालाई पनि त्यस ओडारमा गाडिएको थियो। मैले मेरी पत्नी लेआलाई पनि त्यहाँ गाडें।

32 त्यो ओडार हिती मानिसहरूबाट किनेको भूमि हो।”

33 आफ्ना छोराहरूसित कुरा गरिसके पछि याकूबले आफ्नो खुट्टा ओछ्यानमा राखे अनि अन्तिम सास फेरे।

50

याकूबको दाह-संस्कार

1 जब याकूबको मृत्यु भयो यसुफ खुबै दुःखी भए। तिनले आफ्नो बाबुलाई अँगाले हालेर रुदै म्वाई खाए।
2 यसुफले आफ्ना सेवकहरूलाई आफ्नो बाबुको अन्तिम संस्कारको निम्ति तयार पार्न आज्ञा दिए। (ती सेवकहरू वैधहरू थिए।) ती वैधहरूले याकूबको शरीर अन्तिम संस्कारको निम्ति तयार पारे। तिनीहरूले याकूबको मृत शरीर मिश्र देशवासीहरूका विशेष नियम अनुसार तयार पारे।
3 मिश्रीहरूले झ्याएलको लागि 70 दिन सम्म शोक गरे। तिनको शरीर तयार गर्ने समय 40 दिन भित्र पूरा भयो। शोकको पूरा समय पछि यसुफ फिरऊन कहाँ गए।

4 सतरी दिनपछि शोक समय सकियो र यसुफले फिरऊनका अधिकारीहरूसँग कुरा गरे। यसुफले भने, “फिरऊनलाई यो कुरो भनीदिनु।
5 ‘मेरा बाबुको मृत्यु हुनअघि, मैले तिनलाई एउटा वचन दिएको थिएँ। मैले प्रतिज्ञा गरेको थिएँ म तिनलाई कनान भूमिमा दफन गर्नेछु। त्यो उनले आफ्नो निम्ति तयार पारेको ओडार हो। यसर्थ मेरा बाबुको अन्तिम संस्कार गर्न मलाई त्यहाँ जानु दिनु होस। त्यसपछि म तपाईं कहाँ फर्केर आउने छु।’ ”

6 फिरऊनले उत्तर दिए, “आफ्नो प्रतिज्ञा पालन गर। जाऊ अनि बाबुको अन्तिम संस्कार गर।”

7 यसकारण यसुफ आफ्नो बाबुको अन्तिम संस्कार गर्न गए। फिरऊनका अधिकारीहरू, फिरऊनका अग्रजहरू अनि मिश्रका अग्रजहरू समस्त यसुफसित गए।

8 तिनीसित आफ्ना सबै दाज्यू-भाइहरू अनि तिनका बाबुका समस्त परिवारका मानिसहरू गए। गोशेन भूमिमा खाली नानीहरू र पशुहरू मात्र थिए।
9 मानिसहरूको त्यहाँ एउटा विशाल घुँइँचो भयो। त्यहाँ रथहरूमा र घोडसवार भएका सिपाहीहरू पनि थिए।

10 तिनीहरू यर्देन नदीको पूर्व गोरेन आतादमा गए। तब तिनीहरू यर्देन नदीको पूर्वतिर आतादको खलामा पुगे। तिनीहरूले एउटा दूलो अनि शोकपूर्ण अन्तिम संस्कार गरे। अनि त्यहाँ यसुफले सात दिनसम्म आफ्नो बुबाको मृत्यु शोक पालन गरे।

11 जब कनान देशका मानिसहरू जो त्यस आताद खलामा थिए, तिनीहरूले भने, “मिश्र देशवासीहरू कति गहिरो शोक पालन गरिरहेका छन्।” यसर्थ तिनीहरूले त्यस भूमिको नाउँ हाबिल-मिश्रइम राखे।

12 यसर्थ याकूबका छोराहरूले आफ्ना बाबुले जे भनेका थिए त्यही गरे।

13 तिनीहरूले बुबाको मृत शरीर कनान देशमा ल्याए अनि उसलाई त्यस ओडारमा गाडे जो मकपेला क्षेत्रमा छ अनि जसलाई अब्राहामद्वारा माग्ने नजिक हिती, एरोनबाट आफ्नो चिहानको लागि उपयोग गर्न किनिएको थियो।

14 आफ्नो बुबाको मृत शरीर गाडे पछि यूसुफ सबै मानिसहरूसँगै मिश्र फर्किए जो तिनीसँग गएका थिए।

दाज्यू-भाइहरू यूसुफसित अझै डराइरहे

15 याकूबको मृत्यु पछि यूसुफका दाज्यू-भाइहरू चिन्तित भए। तिनीहरूले धेरै वर्षअघि यूसुफसित गरेको कर्मको निम्ति तिनीहरू डराए। तिनीहरूले भने, “हनु सक्छ, हामीले गरेको कर्मको निम्ति यूसुफले अझसम्म हामीलाई घृणा गर्छ।”

16 यसर्थ उसका दाज्यू-भाइहरूले उसलाई यो संदेश पठाए, “तिम्रो बुबा मर्नु अघि उहाँ आफैले यो संदेश तिमीलाई दिनु भनी हामीलाई भन्नु भएको थियो।

17 उनले भने, ‘दाज्यू-भाइहरूले तिमीसित गरेको कुकर्मको निम्ति क्षमा दिनु भनी म बिन्ती गर्दछु।’ यसर्थ, यूसुफ, हामीले तिमीसित गरेको कुकर्मको निम्ति दया गरी हामीलाई क्षमा गर। हामी तपाईंका बुबाको परमेश्वरका दासहरू हौं।”

त्यस समाचारले यूसुफलाई साह्रै दुःखी तुल्यायो, अनि तिनी खुबै रोए।

18 तिनका दाज्यू-भाइहरू तिनीकहाँ गए अनि तिनी अघि निहुरिए भने, “हामी तपाईंका दास हुनेछौं।”

19 तब यूसुफले तिनीहरूलाई भने, “नडराओ। म परमेश्वर होइन। तिमीहरूलाई दण्ड दिने मेरो कुनै अधिकार छैन।

20 यो सत्य हो तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने योजना गरेका थियौं। तर वास्तवमा, परमेश्वरले राम्रोको निम्ति योजना बनाउनु भएको थियो। परमेश्वरको योजना अनुसार धेरै मानिसहरूको जीवन बचाउन मलाई प्रयोग गर्नु थियो। अनि उहाँको योजना जस्तो थियो त्यस्तै भयो।

21 यसर्थ तिमीहरू नडराओ। म तिमीहरू र तिमीहरूका नानीहरूको हेरचाह गर्नेछु।” यसरी यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई राम्रा कुराहरू भने। यसले दाज्यू-भाइहरूले धेरै शान्ति पाए।

22 यूसुफ उनको परिवारसित मिश्रमा बसे। यूसुफ एक सय दश वर्ष पुगेर मरे।

23 यूसुफकै जीवन कालमा एप्रेमको छोरा-छोरी तथा नाता-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे।

यूसुफको मृत्यु

24 जब यूसुफको मर्ने बेला भएको थियो, उनले आफ्ना दाज्यू-भाइहरूलाई भने, “प्रायः मेरो मृत्युको समय भयो। तर म जान्दछु परमेश्वरले तिमीहरूको हेरचाह गर्नु हुनेछ, अनि यस देशबाट बाहिर लैजानु हुनेछ। परमेश्वरले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई लैजानु हुनेछ।”

25 तब यूसुफले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नु लगाए। उनले भने, “जब परमेश्वरले तिमीहरूलाई त्यो नयाँ भूमिमा लानु हुनेछ त्यस बेला मेरा अस्थिहरू तिमीहरूसित लिएर जानेछौं भनी प्रतिज्ञा गर।”

26 यूसुफ जब एक सय दश वर्ष पुगेपछि तिनको मृत्यु भयो। अन्तिम संस्कारको निम्ति वैधहरूले तिनको लाश तयार पारे अनि तिनको शरीरलाई मिश्रमा एउटा कफनमा राखे।

प्रस्थानको पुस्तक

मिश्रदेशमा याकूबको परिवार

1 याकूबले आफ्ना छोराहरूसित मिश्रदेशतिर यात्रा गरे अनि तिनका प्रत्येक छोरोसित आफ्नो-आफ्नो परिवार थिए। इस्राएलका छोराहरू यिनीहरू नै हुन्,

- 2 रूबेन, शिमोन, लेवी, यहूदा,
- 3 इसाकार, जबलून, बिन्यामीन,
- 4 दान, नमाली, गाद र आशेर।

5 याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सतरी जना थिए। यूसुफ याकूबका बाहजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।)

6 यूसुफ, उनका राज्य-भाइहरू अनि त्यस पुस्ताका सबै मानिसहरूको मृत्यु भयो।

7 तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो।

इस्राएलका मानिसहरूको दुःख

8 तब नयाँ राजाले मिश्रदेशमा शासन गर्न थाले। त्यो राजाले यूसुफलाई चिन्दैन थिए।

9 त्यो राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलका मानिसहरूलाई हेर, तिनीहरू विशाल संख्यामा छन् र हामीभन्दा बलिया पनि छन्।

10 यी इस्राएलीहरूको संख्या वृद्धिमा अंकुरे लगाउन हामीले केही योजनाहरू बनाउनु पर्छ। यदि हामीसित कसैले लडाइँ गरे यी इस्राएलीहरू शत्रु पक्षपट्टि लाग्न सक्छन्। अनि तिनीहरूले हामीलाई जितेर हामीबाट उम्कन सक्छन्।”

11 मिश्रीहरूले इस्राएलीहरूको जीवन कष्टपूर्ण पार्न निर्णय गरे। यसर्थ मिश्रीहरूले इस्राएलीहरूमाथि कमारा-स्वामीहरू नियुक्त गरे। ती स्वामीहरूले फिरऊनको निम्ति पिताम र रामसेस शहरहरू बनाउन ती इस्राएलीहरूलाई जोर लगाए। राजाले यी शहरहरू अन्न र अरु चीजहरू राख्न प्रयोग गरे।

12 मिश्रीहरूले इस्राएलीहरूलाई कठिन-कठिन कामहरू गर्न लगाउन थाले, तर जति तिनीहरूलाई काममा लगाइन्थ्यो त्यति नै तिनीहरूको संख्या बढ्थ्यो अनि फैलिन्थे। अनि मिश्रीहरू इस्राएलीहरूसँग अझै डराउन थाले।

13 यसर्थ तिनीहरूलाई मिश्रीहरूले अझ कठिन कामहरू गर्न लगाए।

14 मिश्रीहरूले इस्राएलीहरूको जीवन कठिन बनाइ दिए। मिश्रीहरूले इस्राएलीहरूलाई ईटा र त्यसको मसला बनाउँने जस्ता कठिन काम गर्न बाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन काम गर्न बाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन कामहरू गर्न जोर दिए। तिनीहरूले गर्ने प्रत्येक काममा नै इस्राएलीहरूलाई सधैं कठिन अठयारोमा पारे।

सेविकाहरू जसले परमेश्वरलाई पछ्याए

15 हिब्रू व्रीहरूले नानी जन्माउने समयमा हेरचाह गर्ने त्यहाँ दुइजना सुँडेनीहरू थिए। तिनीहरूको नाउँ शिप्रा र पुआ थियो। मिश्रदेशका राजाले ती दुइ सुँडेनीसँग कुरा गरे।

16 राजाले तिनीहरूलाई भने, “जब तिमीहरूले एउटा हिब्रू व्रीहरूलाई नानी जन्माउनमा सहायता गर्नेछौ, यदि छोरी जन्मिछे भने उसलाई बाँचन देऊ। तर यदि छोरा जन्मिछ भने तब त्यसलाई अवश्य मारिदेऊ।”

17 तर ती सुँडेनीहरूले परमेश्वरलाई सम्मान गर्थे। यसकारण तिनीहरूले राजाको हुकुम पालन नगरी, जन्मेका बालकहरूलाई बाँच दिए।

18 तब राजाले ती सुँडेनीहरूलाई बोलाए र तिनीहरूलाई भने, “तिमीहरूले यस्तो किन गर्थौ? तिमीहरूले बालकहरूलाई किन बाँच दियो? यसो किन गर्थौ?”

19 सुँडेनीहरूले फिरऊनलाई उत्तर दिए, “महाराज! हिब्रू व्रीहरू मिश्री व्रीहरूभन्दा ज्यादा बलिया छन्। हामीहरू तिनीहरूलाई सहायता गर्न पुग्नुअघि नानी जन्माइसकेका हुन्छन्।”

20-21 परमेश्वर सुँडेनीहरूसित खुशी हुनुहुन्थ्यो, यसकारण परमेश्वर तिमीहरू प्रति राम्रो हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू बनाउने अनुमति दिनुभयो।

हिब्रू मानिसहरूका धेरै नानीहरू हुँदै गए अनि तिनीहरू सधैं शक्तिशाली भए।

22 यसकारण राजा फिरऊनले आफ्ना सबै मानिसहरूलाई आदेश दिए, “सबै बालिकाहरूलाई बाँचन देऊ। तर जब प्रत्येक पल्ट बालक जन्मन्छ तिमीहरूले उसलाई नील नदीमा अवश्यै फ्याँक्नु पर्छ।”

2

शिशु मोशा

1 एकजना मानिस जो लेवी कुलका थिए, तिनले लेवी कुलकै एउटी आइमाईलाई विवाह गरे।

2 त्यो महिला गर्भवती भई अनि छोरा जन्माई। त्यो बालक अत्यन्त सुन्दर थियो। यसर्थ उसकी आमाले उसलाई तीन महीनासम्म लुकाए राखी।

3 जब उनले त्यसलाई अझ लामो समयसम्म लुकाउन सकिन उसले एउटा डालो बनाई अनि त्यसलाई अलकत्राले लिपि कारण यसो गर्दा त्यो पानीमा बग्थ्यो, उसले त्यो बालकलाई डालो भित्र हाली अनि डालो निगालोधारी बीच नील नदीको छेउमा राखी।

4 त्यस नानीकी दिदीले बालकलाई के हुँदो रहेछ भनेर हेर्नको निम्ति केही टाढा बसी।

5 जब फिरऊनकी छोरी नील नदीमा नुहाउन आइन् तिनकी सेविकाहरू नील नदीको छेउमा हिडे, फिरऊनकी छोरीले डालो अला निगालो धारिको बीचमा देखिन। यसर्थ तिनले त्यो डालो ल्याउन तिनीहरू मध्ये एकजनालाई अह्राइन्।

6 राजकुमारीले ती डालो खोल्न र त्यसभित्र एउटा बालकलाई रोइरहेको पाइन्। बालक रोइरहेकोमा त्यो राजकुमारी दुःखी भइन्। त्यसपछि तिनले थाहा पाइन् कि त्यो बालक कुनै हिब्रूको हो।

7 त्यस बालककी दिदीले फिरऊनको छोरीलाई सोधी, “म एउटी हिब्रू आइमाईलाई खोज्ँ जसले यो नानीलाई तपाईंको निम्ति स्थाहार सुसार गर्न सक्छे?”

8 फिरऊनकी छोरीले भनी, “हुन्छ, ल्याइ देऊ।”

यसर्थ त्यो केटी गएर त्यस नानीकी आफ्नै आमालाई लिएर आई।

9 फिरऊनकी छोरीले नानीकी आमालाई भनी, “यो नानी लैजाऊ अनि यसलाई हेरचाह गर र म तिमीलाई त्यसका निम्ति ज्याला दिनेछु।”

तब आइमाईले नानीलाई लगी र उसलाई हेरचाह गरी।

10 त्यो नानी हुर्कियो अनि केही समयपछि त्यस आइमाईले राजकुमारीलाई नानी दिई। त्यो राजकुमारीले नानी ग्रहण गरी अनि त्यो नानीलाई उसले पानीबाट तानेर निकालेको हुनाले त्यसको नाउँ मोशा राखी।

मोशाले आफ्ना मानिसहरूलाई सहायता गर्छन

11 जब मोशा बढेर ठूलो भए, उनी बाहिर गए अनि हिब्रु, आफ्ना मानिसहरूलाई कठिन काम गर्न लगाएके देखे। एक दिन मोशाले एकजना मिश्री मानिसले मोशाको एकजना हिब्रु मानिसलाई हिकाउँदै गरेको देखे।

12 मोशाले चौरतिर हेरे र त्यहाँ कोही अरु मानिसहरू नभएकाले त्यस मिश्री मानिसलाई मारेर बालुवा तल पुरे।

13 अर्को दिन दुइ जना हिब्रु मानिसहरूलाई आफस्तमा लडाईं गर्दै गरेको भेटे। तिनीहरू मध्ये एकजनाको कसुर भएको उनले पाए अनि तिनलाई भने, “तिमीले किन आफ्नो छिमेकीलाई नोक्सान पुर्याइरहेकाछौं?”

14 त्यस मानिसले उत्तर दियो, “कसले तिमीलाई हाम्रो न्यायकर्ता र शासक बनायो? के तिमीले मलाई पनि मार्न लागिरहेकाछौं जस्तो तिमीले त्यो मिश्री मानिसलाई मारेका थियौं?”

तब मोशा डराए। उनले सोचे, “मैले के गरेको थिएँ त्यो थाह पाए छ।”

15 मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्न निश्चय गरे। यसकारण मोशाले आफैलाई फिरऊन देखि बाँचनको निम्ति भागेर मिधानमा गए।

मोशा मिधानमा

जब मोशा मिधानमा पुगे ऊ कुनै कुवाको नजिक बसे।

16 त्यहाँ एक जना मिधान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले ढुँडमा पानी भरि प्रयास गरिरहेका थिए।

17 तर त्यहाँ केही भेडा गोठालाहरू जो त्यहाँ थिए केटीहरूलाई पछ्याउने चेष्टा गरे। यसकारण मोशाले केटीहरूलाई बचाए अनि पानी झिकेर पशुहरूलाई दिए।

18 तब ती केटीहरू तिनीहरूको बाबु रूपलकहाँ गए तिनीहरूका बाबुले तिनीहरूलाई सोधे, “किन आज तिमीहरू यति चाँडै घरमा आएकाछौं?”

19 केटीहरूले उत्तर दिए, “हो बाबु, गोठालाहरूले हामीलाई पछ्याउने चेष्टा गरे, तर एकजना मिश्र देशी मानिसले हाम्रो निम्ति पानी ताने र हाम्रा पशुहरूलाई खुवाए।”

20 यसकारण रूपलले आफ्नी छोरीहरूलाई भने, “त्यो मानिस कहाँ छ? किन तिमीहरूले उसलाई एकैले छोड्यौं? उसलाई यहाँ बोलाऊ अनि उसले हामीसँगै खाओस्।”

21 मोशा रूपलसँग बस्न राजी भए। रूपलले आफ्नी छोरी सिप्पोरासँग मोशाको विवाह गरिदिए।

22 सिप्पोरा गर्भवती भई अनि एउटा छोरा जन्माइ मोशाले आफ्नो छोरोको नाउँ गेशोम राखे किनभने मोशा त्यस भूमिमा अपरिचित थिए जो उनको थिएन।

परमेश्वर इस्राएललाई सहयोग गर्ने निर्णय लिनु हुन्छ

23 धेरै समय बिते पश्चात् मिश्रका राजाको मृत्यु भयो। तर इस्राएलका मानिसहरू अझै कठोर काम गर्नु बाध्य थिए। यसकारण तिनीहरूले सहायताको निम्ति प्रार्थना गरे अनि तिनीहरूको प्रार्थना परमेश्वरले सुन्नु भयो।

24 परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नु भयो र उहाँले अब्राहाम, इसहाक अनि याकूबसित गर्नु भएको करार सम्झनु भयो।

25 परमेश्वरले इस्राएलका मानिसहरूको कष्टहरू देख्नु भयो अनि चाँडै तिनीहरूलाई सहायता गर्नु पर्ने उहाँले बुझ्नु भयो।

3

जलिरहेको पोथ्रा

1 त्यस समय मोशा उसको ससुराका भेडाहरूको हेरचाह गर्दैथिए। तिनका ससुरा यिब्रो मिधानमा पूजाहारी थिए। मोशाले भेडाहरू मस्भूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए।

2 पर्वतमा मोशाले परमप्रभुको दूतालाई एउटा बल्दे गरेको पोथ्रामा देखे।

पोथ्रामा आगे जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगे पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन।

3 मोशाले विचार गरे, “किन पोथ्रा आगे द्वारा नाश भएको छैन?”

4 जब परमप्रभुले मोशालाई त्यो दृश्य ध्यान पूर्वक हेर्न आएको देख्नुभयो परमप्रभुले पोथ्राबाट यसो भन्दै बोलाउनु भयो, “मोशा! मोशा!”

मोशाले उत्तर दिए, “म यहाँ छु।”

5 तब परमेश्वरले भन्नुभयो, “नजिक नआऊ। जुन ठाउँमा तिमी उभिरहेका छौ त्यो भूमि पवित्र हो यसर्थ आफ्नो जुता खोल।

6 म तिप्प्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।”

मोशाले उसको अनुहार छोपे किनभने ऊ परमेश्वर तिर हेर्न डराएका थिए।

7 परमेश्वरले उनलाई भन्नुभयो, “मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबरदस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेको छु।

8 अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु पर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हिली, एमोरी, परिज्जी, हिब्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन।

9 मैले इस्राएलका मानिसहरूको पुकार सुनेको छु। मैले देखे मिश्रीहरूले तिनीहरूका निम्ति जीवन कति कठोर बनाइदिएका छन्।

10 यसकारण अब म तिमीलाई फिरऊन कहाँ पठाउँछु। जाऊ अनि मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याऊ।”

11 तर मोशाले परमेश्वरलाई भने, “म कुनै एउटा त्यस्तो महान मानिस होइन। म कसरी त्यो मानिस हुन सक्छु जो फिरऊन कहाँ जान सक्छ र इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन सक्छ?”

- 12 परमेश्वरले भन्नुभयो, “तिमीले भलो गर्न सक्छौ किनभने म तिमीसित हुनेछु। यही प्रमाण हुनेछ कि मैले तिमीलाई पठाउँदछु तिमीले इस्राएलीहरूलाई मिश्रदेशबाट अगुवाई गरेपछि, तिमी आउनेछौ अनि यही पर्वतमा आराधना गर्नेछौ।”
- 13 तब मोशाले परमेश्वरलाई भने, “जब म इस्राएलीहरू कहाँ जान्छु अनि तिनीहरूलाई भन्छु, ‘म तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरद्वारा पठाइएको हुँ,’ अनि तिनीहरूले तपाईंको नाउँ सोधेमा मैले के भन्नु पर्नेछ?”
- 14 तब परमेश्वरले मोशालाई भन्नुभयो, “‘म जो हुँ त्यही हुँ’ तिमीहरूलाई भनिदेऊ, ‘म हुँ,’ भन्नेले तिमीलाई तिनीहरूकहाँ पठाएको हो।”
- 15 परमेश्वरले मोशालाई अझ भन्नुभयो, “तिमीले इस्राएलीहरूलाई के भन्नु पर्छ भने, ‘परमप्रभु तिमी पिता-पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। मेरो नाउँ सदैव परमप्रभु रहनेछ। यही रूपमा मानिसहरूले मलाई पुस्तौं-पुस्तोसम्म चिन्नेछन्,’ यसैकारण मानिसहरूलाई भन, ‘परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको छ।’”
- 16 परमेश्वरले मोशालाई फेरि भन्नुभयो, “जाऊ अनि इस्राएलका बढा प्रधानहरूलाई एकत्रित गर अनि तिनीहरूलाई भन, ‘यहोवा, तिमीहरूका पिता-पुर्खाहरूका अब्राहाम, इसहाक अनि याकूबका परमेश्वर मेरोअधि मानिस जस्तै प्रकट हुनुभयो अनि मलाई भन्नु भयो, यहाँ मिश्रमा भोगेका कष्टहरू र शोकहरू उहाँलाई थाह छ र तिमीहरूलाई उहाँ कष्टबाट मुक्त गराउनु चाहनु हुन्छ।’
- 17 उहाँले यसो भन्यो तिमीहरूलाई मिश्रबाट बाहिर निकाल्नु हुनेछ, अनि विभिन्न जातिहरूको भूमिमा लानु हुनेछन् जस्तै कनानी, हिती, एमोरी, परिज्जी, हिच्वी र यबूसीहरू अनि दूध र मह बगिरहेको भूमिमा पुर्याउनु हुनेछ।’
- 18 “ती बढा-प्रधानहरूले तिमीहरूको कुरा सुनेछन्। त्यसपछि तिमी र बढा-प्रधानहरू मिश्रका राजा कहाँ जानेछौ। तिमीले राजालाई भन्ने छौ, ‘यहोवा हिब्रू मानिसहरूका परमेश्वर हुन्। हाम्रा परमेश्वर हामीकहाँ आउनु भयो अनि हामीलाई तीन दिनसम्म मस्-भूमिमा यात्रा गर्न भन्नुभयो। हामीले हाम्रा परमेश्वर यहोवालाई त्यहाँ बलिहार्नु चढाउनु पर्नेछ।’
- 19 “तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महाशक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ।
- 20 यसर्थ तिनीहरूमाझ म अचम्पका कुराहरू गर्न महाशक्ति प्रयोग गर्नेछु। जब म महाशक्तिको प्रयोग गर्छु राजाले तिनीहरूलाई छोडन बाध्य गर्नेछु।
- 21 अनि म मिश्रका मानिसहरूलाई इस्राएली मानिसहरूप्रति दयालु बनाउँनेछु। जब इस्राएलीहरूले मिश्र छाड्छन् तिनीहरू रित्तै हात जाने छैनन्।
- 22 “हिब्रू महिलाहरूले तिनीहरूका मिश्री छिमेकीहरूसित सुन र चाँदीको चीजहरू अनि लुगाहरू माग्ने छन्। तिमीहरूले ती चीजहरू तिमीहरूका छोरा-छोरीहरूलाई लगाईदिने छौ। यस प्रकार तिमीहरूले मिश्रबाट सम्पत्ति लिएर आउनेछौ।”

4

मोशाको निम्ति प्रमाण

- 1 तब मोशाले परमेश्वरलाई भने, “तर इस्राएलीहरूले मलाई विश्वास गर्ने छैनन् जब म तिनीहरूलाई भन्छु तपाईंले मलाई पठाउनु भयो। तिनीहरू भन्ने छन्, परमप्रभु तिमीअधि प्रकट भएन?”
- 2 तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिमी हतमा भएको के हो?”
- मोशाले उत्तर दिए, “यो मेरो हिँड्ने लहरो हो।”
- 3 तब परमेश्वरले मोशालाई भन्नु भयो, “त्यो तिमी हिँड्ने लहरो भूँईमा फर्का देऊ।”
- मोशाले आफ्नो लहरो भूँईमा फर्काएपछि अचानक लहरो सर्पमा परिणत भयो। मोशा डराए अनि त्यहाँबाट टाढा गए।
- 4 तर परमप्रभुले मोशालाई भन्नुभयो, “अधि बढ र सर्पको पुच्छरमा समात।”
- मोशा सर्प नजिक पुगे अनि त्यसको पुच्छरमा समाते। जब मोशाले सर्पलाई समाते त्यो फेरि लहरो नै भइहाल्यो।
- 5 तब परमप्रभुले मोशालाई भन्नु भयो, “आफ्नो लहरो तिमीले यसरी नै प्रयोग गर, अनि मानिसहरूले विश्वास गर्नेछन् परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकका परमेश्वर अनि याकूबका परमेश्वर तिमीअधि प्रकट हुनु भएको थियो।”
- 6 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीलाई अर्को एउटा प्रमाण दिनेछु। आफ्नो लुगाभित्र हात हाल।”
- यसर्थ मोशाले लगाएको लुगा खोले अनि आफ्नो हात त्यसभित्र हाले। तब मोशाले उसको हात लुगाबाट बाहिर निकाल्दा उसको हात सेतो हिँड जस्तो दाँगे दाँग भएको पाए।
- 7 तब परमेश्वरले भन्नुभयो, “अब फेरि तिमी हात लुगाभित्र हाल।” यसकारण मोशाले आफ्नो हात लुगाभित्र फेरि हाले मोशाले आफ्नो हात लुगाभित्र हालेर फेरि बाहिर निकाले। त्यो फेरि पहिलेको जस्तो राम्रो भयो।
- 8 तब परमेश्वरले मोशालाई भन्नुभयो, “यदि मानिसहरूले तिमीलाई विश्वास गर्दैन जब तिमि हिँडने लहरो उपयोग गर्छौं जब तिमी तिनीहरूलाई यो संकेत देखाउनेछौ, तिनीहरूले तिमीलाई विश्वास गर्नेछन्।
- 9 यी दुइ संकेतहरू देखाउंदा पनि तिनीहरूले तिमीहरूलाई आफै विश्वास गरेनन् भने तिमीले नील नदीबाट केही पानी ल्याऊ। त्यो पानी भूँईमा खन्याऊ, यसले भूँई छुने वित्तिकै त्यो रगतमा परिवर्तन हुनेछ।”
- 10 तर मोशाले परमप्रभुलाई भने, “तर परमप्रभु, म तपाईंलाई साँचो भन्दैछु म दक्ष वक्ता होइन। म कहिल्यै राम्रो बोल्ने योग्यको हुन सकेको छैन। अनि अहिले तपाईंसित कुरा गरे पछि पनि म असल वक्ता होइन। तपाईंलाई थाहै छ म ढिलो बोल्छु र उत्कृष्ट शब्दहरू उपयोग गर्दिन।”
- 11 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? अनि मानिसलाई कसले बहिर्रो, बोलन नसक्ने बनाउन सक्छ? कसले मानिसलाई अन्धो बनाउन सक्छ? कसले मानिसलाई देख्न सक्ने बनाउन सक्छ? त्यो म नै एक हुँ जसले यी सब कर्महरू गर्न सक्छ, म यहोवा हुँ।”
- 12 यसकारण, तिमी जाऊ, जब तिमी कुरा गर्छौं म तिमीसित हुनेछु। म तिमीलाई भन्नु पर्ने शब्दहरू दिनेछु।”
- 13 तर मोशाले भने, “हे मेरो परमप्रभु! मलाई होइन, अरू कसैलाई पठाउनु होस।”
- 14 तब परमप्रभु मोशासित रिसाउनु भयो अनि उसलाई भन्नु भयो, “तिमी दाज्यू हारून जो लेवी कुलका हुन्। म हारूनलाई तिमी सहायताको निम्ति पठाउनेछु। तिनी कुशल वक्ता हुन्। तिमीलाई भेट्न हारून आउनेछन् र तिमीलाई देखेर तिमी खुशी हुनेछन्।
- 15 ऊ तिमीसंग फिरऊन कहाँ जानेछ। म तिमीहरूलाई भन्नेछु के भन्नु पर्ने हो। तब तिमीले हारूनलाई भन्नुपर्छ, अनि हारूनले फिरऊनसित बोल्ने सही शब्दहरू चुन्नेछ।
- 16 तिमी दाज्यू हारूनले पनि मानिसहरूसंग बोल्ने छन्। तिमी महान राजा जस्तै झैं हुनेछौ अनि हारून तिमा अधिकृत वक्ता बनिनेछन्।
- 17 यसर्थ अब तिमी जाऊ। तिमीसित तिमी हिँड्ने लहरो लैजाऊ अनि मैले बताएको संकेतहरू मानिसहरूलाई देखाऊ अनि बुझाऊ म तिमीसँगै छु।”

मोशा मिश्र फर्किन्छन्

18 तब मोशा आफ्नो ससुरा यित्रोकहाँ गए। मोशाले तिनलाई भने, “दया गरी मलाई मिश्र देश फर्किन दिनुहोस्। मेरा मानिसहरू अझै जीवित छन् कि? म भेट्न चाहन्छु।”

यित्रोले मोशालाई भन्यो, “अवश्य, तिमी शान्तिसित जान सक्छौ।”

19 जब, मोशा मिधानमा थिए, परमप्रभुले उलाई भन्नुभयो, “अहिले तिमी मिश्रमा फर्केर जानु सुरक्षित छ। ती मानिसहरू जसले तिमीलाई मार्न चाहन्थे अहिले सबै मरिसकेका छन्।”

20 यसर्थ मोशाले आफ्नो नानीहरू र पत्नीलाई गधामाथि चढाए अनि मिश्र फर्के। तिनले परमेश्वरको शक्ति भएको आफ्नो लहरो पनि साथै लगे।

21 मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौँ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु।

22 तब तिमीले फिरऊनलाई भन्नुपर्छ।

23 परमप्रभु भन्नुहुन्छ, ‘इसाएल मेरो जेठो छोरा हो। अनि जान देऊ र मेरा उपासना गर्न देऊ, नत्र भने उहाँले तिमीहरूको जेठो छोरो मारिदिनु हुनेछ।’ ”

मोशाको छोरालाई खतना गरिन्छ

24 मिश्रको बाटोमा जाँदा, रात बिताउन मोशा एक ठाउँमा रोकिए। परमप्रभुले तिनलाई त्यस ठाउँमा भेटेर मार्ने इच्छा गर्नुभयो।

25 तर सिपोराले ढुङ्गाको छुरीले आफ्नो छोराको खतना गरिदिइन्। उसले छाला निकालेर मोशाको खुट्टा छुइन्। तब तिनले मोशालाई भनिन्, “तिमी मेरो रगत को साइनो भएको लोभेनौँ।”

26 सिपोराले यसो भनिन् किनभने उसले आफ्नो छोराको खतना गर्नु थियो यसकारण परमप्रभुले मोशालाई क्षमा गर्नुभयो अनि उसलाई मार्नु भएन।

मोशा र हासन परमेश्वरको सम्मुख

27 परमप्रभुले हासनसित कुरा गर्नु भएको थियो। परमप्रभुले उसलाई भन्नुभएको थियो, “तिमी मरुभूमिमा जाऊ अनि मोशालाई भेट।” यसर्थ हासन गए अनि परमेश्वरको पर्वतमा मोशालाई भेटे अनि मोशालाई चुम्बन दिए।

28 मोशाले हासनलाई बताए किन परमप्रभुले उसलाई पठाउनु भयो अनि कुन चमत्कारहरू र संकेतहरू प्रमाणको निम्ति तिनले देखाउनु पर्ने थियो ती सबै मोशाले हासनलाई बताए।

29 यसर्थ मोशा र हासन गए अनि तिनीहरूले इस्राएली मानिसहरूका सबै अगुवाहरूलाई भेला गरे।

30 त्यसपछि हासनले मानिसहरूसँग कुरा गरे। उनले परमप्रभुले मोशालाई भनेका सबै कुराहरू तिनीहरूलाई बताईदिए। त्यसपछि मानिसहरूलाई देखाउनाको निम्ति सबै प्रमाणहरू प्रदर्शन गरे।

31 मानिसहरूले विश्वास गरे परमप्रभुले नै मोशालाई पठाउनु भएको रहेछ। इस्राएलका मानिसहरूले थाह पाए परमप्रभुले तिनीहरूका दुःख अनि कष्ट बुझ्नु भएको छ अनि तिनीहरूको सहायताका निम्ति आउनु भएको छ। यसर्थ तिनीहरू निहुरिए अनि परमेश्वरको आराधना गरे।

5

मोशा र हासन फिरऊनको सामुने

1 मानिसहरूसँग कुरा गरेपछि मोशा र हासन फिरऊनकहाँ गए। तिनीहरूले भने, “परमप्रभु इस्राएलीहरूका, परमेश्वर भन्नुहुन्छ, ‘मेरो मानिसहरू मरुभूमिमा जाऊन अनि तिनीहरूले मेरो सम्मानमा भोज मनाउन सक्नु।’ ”

2 तर फिरऊनले भने, “परमप्रभुको हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दैन, अनि म इस्राएलीहरूलाई जान दिदिनौँ।”

3 तब हासन र मोशाले भने, “हिब्रूहरूका परमेश्वरले हामीसित कुरा गर्नु भयो। यसर्थ हामीहरूलाई तीन दिनसम्म मरुभूमिमा यात्रा गर्न दिनुहोस् भनी विन्ती गर्छौँ। हामी परमप्रभु हाम्रा परमेश्वरलाई त्यहाँ बलि चढाउने छौँ। यदि हामीले त्यसो गरेनौँ भने उहाँले हामीमाथि रोगहरू लगाउनु हुनेछ अथवा शत्रुहरूद्वारा आक्रमण गराउनु हुनेछ।”

4 तर फिरऊनले तिनीहरूलाई भने, “हासन र मोशा! तिमीहरूले कर्मचारीहरूलाई विरक्त पारिरेका छौ। तिनीहरूलाई आफ्नो काम गर्न देऊ! जाऊ तिमीहरू आफ्नो काम गर।

5 हिब्रूहरू ती मिश्रीहरूभन्दा ज्यादै संख्यामा छन्, अनि तिमीहरू उनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ।”

फिरऊनले मानिसहरूलाई दण्ड दिन्छन्

6 त्यही दिन इस्राएलीहरूको निम्ति कठोर काम दिनु भनी फिरऊनले आदेश दिए। फिरऊनले कमारा मालिकहरू र हिब्रू परिदर्शकहरूलाई भने, “अहिलेसम्म ईटा बनाउने कर्मीहरूलाई तिमीहरूले पराल दिइरहेका छौ। अब उसो तिनीहरू आफैले पराल बटुल्नु पर्छ अनि ईटा बनाउनु पर्छ।

8 तिनीहरूले पहिले झैं त्यति नै संख्यामा ईटा बनाउनु पर्छ। तिनीहरू अलच्छी भएका छन् अनि त्यसैकारण तिनीहरू यहाँबाट जाने अनुमति मागि रहेका छन् त्यसैले तिनीहरू आफ्नो परमेश्वरलाई बलि चढाउन अनुमति माग्दछन्।

9 यसर्थ तिनीहरूलाई कठोर काम दिएर व्यस्त राख। तिनीहरूले मोशाका झट्टा कुराहरू सुन्ने समय पाउने छैनन्।”

10 यसर्थ मिश्र देशका कमारा मालिकहरू र हिब्रू परिदर्शकहरू इस्राएली मानिसहरू कहाँ गए र भने, “तिमीहरूलाई ईटा बनाउन फिरऊनले पराल नदिने निर्णय लिएका छन्।

11 तिमीहरू आफै गएर आफ्नो ईटा बनाउने पराल खोज। तर तिमीहरूले आफ्नो निम्ति पराल खोजेर पनि ईटा चाँहि पहिले जति बनाउँथ्यौ त्यति नै संख्यामा बनाउनु पर्छ।”

12 यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशमा प्रत्येक ठाउँमा गए।

13 कमारा मालिकहरूले मानिसहरूलाई झन कठोर काममा लगाए। तिनीहरूलाई बलपूर्वक पहिले बनाए जति नै ईटा बाउने आदेश दिए।

14 मिश्री कमारा मालिकहरूले हिब्रू परिदर्शकहरूलाई चुनेर मानिसहरूको कामको निम्ति उत्तरदायी बनाएका थिए। मिश्र कमारा मालिकहरूले ती हिब्रू नायकहरूलाई पिटे अनि तिनीहरूलाई भने, “तिमीहरूले किन पहिले जति ईटा बनाइरहेका छैनौ, यदि तिमीहरूले त्यति समय बनाउन सक्थ्यौ भने अहिले बनाउन सक्छौ?”

15 त्यसपछि हिब्रू परिदर्शकहरू फिरऊनकहाँ गए। तिनीहरूले अर्जी गरे। “हामी तपाईंका सेवकहरू हौ, किन हामीसित यस्तो व्यवहार गर्नु हुँदछ?”

16 तपाईंले हामीलाई पहिला पराल दिँदै हुनु हुन्थ्यो। तर अहिले आफ्नो आफ्नो निम्ति पराल जम्मा गर्नु पर्छ। तर पहिलेको जति नै ईटाहरू बनाउन हामीलाई भन्नुहुन्छ। अहिले हामीलाई मालिकहरूले कुट्छन्। तपाईंहरूका मानिसहरू यस्तो गरेर गल्ती गर्दछन्।”

17 फिर ऊनले जवाफ दिए, “तिमीहरू अल्छे छौ र तिमीहरू काम गर्न चाहदैनौ यसकारण तिमीहरू मलाई छोडी दिनु भन्छौ। त्यसैले यहाँको काम छोडेर तिमीहरू आफ्नो परमप्रभुलाई बलि चढाउन छोड्छौ।

18 अब तिमीहरू आ-आफ्नो काममा जाऊ तर तिमीहरूलाई पराल दिने छैनौ। र तिमीहरूले अब पनि त्यति नै ईटाहरू बनाउनु पर्छ जति पहिले बनाउथ्यौ।”

19 हिब्रु परिदर्शकहरूले बुझे तिनीहरूले पहिले जाति ईटा बनाउन सक्ने छैनन् र तिनीहरू अण्डेरोमा पर्नेछन्।

20 जब तिनीहरू फिरऊनलाई भेदेर जाँदैथे तिनीहरूले मोशा र हास्नलाई भेटे। मोशा र हास्नले तिनीहरूलाई पछिरेका थिए।

21 यसैकारण तिनीहरूले मोशा र हास्नलाई भने, “तपाईंहरूले साँच्चे गलती गर्नु भयो जब तपाईंहरूले फिरऊनलाई हामीलाई छोडने कुरा गर्नुभयो। परमप्रभुले तपाईंहरूलाई दण्ड दिऊन। किनभने तपाईंहरूले फिरऊन र उसका अधिकारीहरूलाई हामीसित घिनाउने बनाउनु भयो। तपाईंले तिनीहरूलाई हामीलाई मार्ने निहँ दिनु भएको छ।”

मोशा परमेश्वरसित शिकायत गर्छन्

22 तब मोशाले परमप्रभुसित प्रार्थना गर्दै भने, “हे मालिक! तपाईंले आफ्नो मानिसहरूसित किन नराप्रो व्यवहार गर्नु भयो? तपाईंले मलाई यहाँ किन पठाउनु भयो?”

23 म फिरऊनकहाँ गएँ र तपाईंले जे भन्नु भएको थियो त्यही कुरा गरेँ। तर त्यस समयदेखि फिरऊन तिनीहरू प्रति अधिक क्रोधित भएका छन् अनि तपाईंले तिनीहरूलाई केही सहायता गर्नु भएन।”

6

1 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महाशक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि उ आफैले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”

2 तब परमेश्वरले मोशालाई भन्नु भयो, “म परमप्रभु हूँ,

3 अब्राहाम, इसहाक र याकूबको अधि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सदाई* भने। तिनीहरूले मेरो नाउँ यहीवा (परमप्रभु) भनी जाने।

4 मैले तिनीहरूसित करार बाँधे। मैले तिनीहरूलाई बसो-बास गर्न कनान भूमि दिनेछु भनी प्रतिज्ञा गरेँ। तिनीहरू त्यस भूमिमा बसे तर त्यो भूमि तिनीहरूको आफ्नै थिएन।

5 इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन। अनि म मेरो करार सम्झना गर्छु।

6 यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हूँ, म तिमीहरूलाई मिश्रहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु।

7 तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हूँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ।

8 मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हूँ।”

9 यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।

10 तब परमप्रभुले मोशालाई भन्नुभयो,

11 “जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनेस।”

12 तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हूँ।”

13 परमप्रभुले मोशा र हास्नसंग कुरा गर्नुभयो। उहाँले तिनीहरूलाई इस्राएली मानिसहरूसित अनि फिरऊनसंग कुरा गर्ने आज्ञा दिनुभयो। परमप्रभुले तिनीहरूलाई भन्नु भयो, इस्राएलका मानिसहरूलाई मिश्रबाट बाहिर लैजाऊ।

इस्राएलका केही परिवारहरू

14 इस्राएल कुल समूहका अगुवाहरू यिनीहरू हुन्, इस्राएलीको प्रथम पुत्र रूबेन थिए। रूबेनको छोराहरू-

हनेक, पल्लु, हेसोन र कर्मी थिए। त्यो रूबेनको परिवार थियो।

15 शिमोनका छोराहरू हुन् यमुएल, यामिन, ओहद, याकिन, सोहर र शाऊल। (शाऊल कनानी पद्रीबाट जम्मेका छोरा थिए) यो शिमोनको वंश थियो।

16 लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेशोन, कहात र मरारी हुन्।

17 गेशोनका छोराहरू लिबनी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए।

18 कहात एक सय तेन्तिस वर्ष बाँचे अनि तिनका छोराहरू हुन् अग्राम, यिसहार, हेब्रोन र उज्जीएल।

19 महली अनि मूशीहरू मरारीका छोराहरू थिए।

यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए।

20 अग्राम एक सय सैतीस वर्षसम्म बाँचे। तिनले आफ्नो फुपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अग्राम अनि योकेबेदबाट मोशा र हास्न जन्मे अग्राम 137 वर्ष बाँचे।

21 यिसहारका छोराहरू हुन् कोरह, नेपेग, र जिक्की।

22 मीशाएल, एल्सापान अनि सिथ्री उज्जीएलका छोराहरू थिए।

23 हास्नले अम्मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबासित विवाह गरे। हास्न र एलीशेबाले नादाब, अबीह, एलाजार अनि ईतामारलाई जन्म दिए।

24 कोरहका छोराहरू (कोरहका पिता-पूर्खाहरू) हुन्, अस्सीर, एलकाना र अबिआसाप।

25 हास्नका छोरो एलाजारले पतीएलकी छोरीसित विवाह गरे अनि तिनीबाट पीनहास जन्मे।

* 6:3: एल-सदाई अर्थात “सर्वशक्तिमान परमेश्वर।”

यी सबै मानिसहरू इस्राएलको छोरो लेवीबाट जन्मेका हुन।

26 हास्न र मोशा यही परिवारका हुन। अनि यी दुई जना नै ती मानिसहरू हुन् जोसित परमेश्वरले कुरा गर्नु भयो, “मेरा मानिसहरूलाई दल दलमा मिश्र बाहिर ल्याउनु पर्छ।”

27 हास्न र मोशा नै ती मानिसहरू हुन जसले मिश्रका राजा, फिरऊनसित कुरा गरे। तिनीहरूले इस्राएली मानिसहरूलाई मिश्रबाट छोड्न फिरऊनलाई भने।

परमेश्वर मोशालाई फेरि बोलाउनु हुन्छ

28 मिश्र देशमा परमप्रभुले मोशासंग कुरा गर्नुभयो र

29 उसलाई भन्नुभयो, “म परमप्रभु हूँ। मैले के तिमीहरूलाई जो भने मिश्रको राजा फिरऊनलाई भन।”

30 तर मोशाले उत्तर दिए, “म अकुशल वक्ता हूँ, यसर्थ फिरऊनले मेरा कुरा सुन्ने छैनन्।”

7

1 परमप्रभुले मोशालाई भन्नु भयो, “म तिमीसंग हुनेछु, फिरऊनको अधि तिमी एकजना देवता जस्तै हुनेछौ अनि हास्न तिम्रो अगमवक्ता हुनेछ।
2 तिमीले प्रत्येक चीज हास्नलाई भन जो मैले तिमीलाई आज्ञा गरेको छु। त्यसपछि उसले ती सबै कुराहरू फिरऊनलाई भन्नेछ अनि फिरऊनले इस्राएली मानिसहरूलाई मिश्रबाहिर पठाउनेछ।

3 तर फिरऊनलाई म अटेरी बनाउनेछु। अनि मिश्रमा म धेरै आश्चर्यकर्मका चिन्हहरू देखाउनेछु अनि मैले भनेका कुरा उसले ग्रहण अझै गर्दैन र
4 यसैकारण, म मिश्रलाई टण्ड दिनेछु अनि म मेरा इस्राएली मानिसहरूलाई बाहिर ल्याउनेछु।

5 तब मिश्रीहरूले जान्नेछन म परमप्रभु हूँ, म तिनीहरूको विरोधमा हुनेछु अनि तिनीहरूले जान्ने छन्। तब म आफ्नो मानिसहरूलाई तिनीहरूको देशबाट निकाल्ने छु।”

6 परमप्रभुले तिनीहरूलाई भनेका कुराहरू मोशा र हास्नले पालन गरे।

7 तिनीहरूले जब फिरऊनसित कुरा गरे त्यस समय मोशा 80 वर्ष र हास्न 83 वर्षका थिए।

मोशाको टेक्ने लहरो सर्प बनिन्छ

8 परमप्रभुले मोशा र हास्नलाई भन्नुभयो,

9 “फिरऊनले तिमीलाई केही शक्ति प्रदर्शन गर्नु भन्नेछ। हास्नलाई आफ्नो लहरो फिरऊनको अधि भुईंमा फ्याँक्नु भन। फिरऊन हेरिरहेको हुन्छ, लठी सर्प हुनेछ।”

10 यसर्थ मोशा र हास्नले परमप्रभुको आदेश पालन गरेर फिरऊन कहाँ गए। हास्नले फिरऊन र तिनका अधिकारीहरूले हेरेको समयमा आफ्नो लहरो तल फ्याँकिदिए अनि त्यो लहरो सर्प भयो।

11 तब राजाले त्यहाँका ज्ञानी मानिसहरू तथा जादूवालाहरूलाई बोलाए। ती मानिसहरूले आफ्नो तन्त्र-मंत्र प्रयोग गरे र हास्नले गरे जस्तै गर्न सके।

12 तिनीहरूले पनि आफ्नो-आफ्नो लहरो भुईंमा फ्याँके अनि ती फ्याँकेका लहरोहरू सर्पमा परिणत भए। तर हास्नको लहरोले सबै लहुराहरू निली दियो।

13 तर फिरऊन अटेरी नै बसे अनि मानिसहरूलाई जान दिएनन्। यो त्यस्तो भयो परमप्रभुले जस्तो भन्नु भएको थियो।

पानी रगत बनिन्छ

14 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन अटेरी गरिरहेकोछ। उसले मानिसहरूलाई जान दिंदैन।

15 बिहानै फिरऊन नदीतिर जानेछ। नील नदीको किनारमा उसलाई भेट। त्यो सर्प बनिएको लहरो लगेर जाऊ।

16 उसलाई यसो भन, ‘परमप्रभु हिब्रूहरूका परमेश्वरले मलाई तपाईंहरूको यो भन्नु पठाउनु भएको छ: मेरा मानिसहरूलाई मेरो उपासना गर्न मरूभूमिमा पठाऊ। अहिलेसम्म तपाईंले उहाँको कुरा मान्नु भएको छैन।’

17 यसर्थ परमप्रभु भन्नुहुन्छ, ‘उहाँ परमप्रभु हुनुहुन्छ भनी बुझाउनको निम्ति उहाँले तपाईंलाई केही देखाउनु हुनेछ। म यो मेरो हातको लहरो नील नदीको पानीमा हिकार्नेछु र नदी रगतमा परिवर्तन हुनेछ।

18 नदीका माछाहरू मर्नेछन अनि पानी गानाउन थाल्नेछ। तब मिश्रका मानिसहरूले नील नदीको पानी पिउन सक्ने छैनन्।”

19 परमप्रभुले मोशालाई भन्नु भयो, “हास्नलाई भन् कि उसले आफ्नो हातको लहरोले मिश्र देशका मानिसहरूले जम्मा गरेको पानीको कुवा, नहर, नदी, ताल प्रत्येक ठाउँमा हिकार्नेछ जब उसले त्यसो गर्छ सबै पानी रगतमा परिवर्तन हुनेछ। यहाँसम्म तिनीहरूले काठ र ढुङ्गाको भाँडामा राखेको पानी पनि रगत बनिनेछ।”

20 यसर्थ परमप्रभुले आज्ञा गर्नु भएका सबै कुरा मोशा र हास्नले गरे। हास्नले आफ्नो लहरो उठाएर नील नदीको पानीमा हिकार्नेछ। उसले यसो फिरऊन र उसका अधिकारीहरूको सामुन्नेमा गरे। यसो गरेपछि नदीको सबै पानी रगतमा परिणत भयो।

21 पानीका माछाहरू मर्न थाले अनि नदीको पानीबाट कुहेको गन्ध आउन थाल्यो। यसर्थ मिश्रका मानिसहरूले नदीबाट पानी पिउन सकेनन्। मिश्रमा जता तै रगत भयो।

22 जादूगरहरूले आफ्नो मंत्र प्रयोग गरे अनि तिनीहरूले पनि त्यसै गरे। यसर्थ फिरऊनले मोशा र हास्नको कुरा मान्न अस्वीकार गरे। त्यस्तै भयो जस्तो परमप्रभुले भन्नु भएको थियो।

23 फिरऊन आफ्नो राजमहलमा फर्के। मोशा र हास्नले जे गरे त्यस विषयमा उनले त्यती चासो दिएनन्।

24 मिश्र देशका मानिसहरूले नदीको पानी खान सकेनन्। यसकारण तिनीहरू नदीको वरिपरि पिउने पानीका लागि कुवाहरू खन्न लागे।

भ्यागुताहरू

25 परमप्रभुले नील नदीलाई परिणत गरेपछि सात दिन बित्यो।

8

1 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन कहाँ जाऊ र भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरो मानिसहरूलाई मेरो आराधना गर्न जान दिइयोस।

2 यदि तिमी मेरो मानिसहरूलाई छोड्न अस्वीकार गर्छौ, तब म मिश्र देशलाई भ्यागुताहरूले भरिदिनेछु।

3 नील नदी भ्यागुताले भरिनेछ। भ्यागुताहरू नदीबाट आउने छन् अनि तिमीहरूका घरभित्र पसेछन्। तिनीहरूको सुत्ने कोठाहरू र ओछ्यानहरू भरि हुनेछन्। भ्यागुताहरू रोटी बनाउने भाँडाहरू अनि अधिकारीहरूका घरहरूमा भरिनेछन्।

4 भ्यागुता तपाईं, तपाईंका मानिसहरू र तपाईंका अधिकारीहरूका वरिपरि हुनेछन्।”

5 तब परमप्रभुले मोशालाई भन्नु भयो, “हास्रनलाई आफ्नो टेक्ने लहरो नदीहरू, खोला, पोखरीमाथि राख्न भन भ्यागुताहरू बाहिर जमीनमा निस्कनेछन्।”

6 यसर्थ हास्रनले आफ्नो लहरो मिश्र देशको पानीमाथि उठाए अनि ती सब पानीबाट भ्यागुताहरू बाहिर निस्केर मिश्रको भूमिमा भरिन थाले।

7 जाद्वारहरूले पनि त्यसै गरेर मिश्र देशमा भ्यागुताहरू ल्याए।

8 फिरऊनले मोशा र हास्रनलाई बोलाए। फिरऊनले भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू हटाउन भनी परमप्रभुलाई भन, म मानिसहरूलाई आफ्नो परमप्रभु अधिबलि चढाउनु छोडीदिनेछु।”

9 मोशाले फिरऊनलाई भने, “भन्नुहोस् भ्यागुताहरू कहिले जावोस। म तपाईं, तपाईंका मानिसहरू तथा तपाईंका अधिकारीहरूको निम्ति प्रार्थना गर्नेछु। तब भ्यागुताहरूले तपाईंहरू र तपाईंका घर छोडने छन् र नदीमा मात्र रहनेछन्।”

10 फिरऊनले भने, “भोलिसम्म।”

मोशाले भने, “तपाईंले जे भन्नु भयो त्यसै हुनेछ। यसरी तपाईंले जान्नु हुनेछ, त्यहाँ कोही परमप्रभु हाम्रा परमेश्वर जस्तो छैन,

11 भ्यागुताहरूले तपाईं र तपाईंका मानिसहरू र अधिकारीहरूलाई छोडेर जानेछन्, र भ्यागुताहरू नदीमा मात्र रहनेछन्।”

12 मोशा र हास्रन फिरऊनबाट बिदा लिएर बाहिर निस्के। मोशाले परमप्रभुलाई परमेश्वरले फिरऊनकहाँ पठाएका भ्यागुताको विषयमा चिच्याए र भने।

13 अनि मोशाले प्रार्थनामा गरेको माग परमप्रभुले पूरा गरिदिनु भयो। भ्यागुताहरू घर, आँगन र खेतमा मरे।

14 मरेका भ्यागुताहरू सडेर पूरा देशमा नै दुर्गन्ध चलन शुरू भयो।

15 फिरऊनले देखे तिनीहरू भ्यागुताहरूबाट मुक्त भए अनि फेरि उनी अट्टेरी भए मोशा र हास्रनले जे गर्नु भनेका थिए फिरऊनले गरेनन्। त्यस्तै नै भयो जो परमप्रभुले भने।

जुम्राहरू

16 तब परमप्रभुले मोशालाई भन्नुभयो, “हास्रनलाई भन उसले आफ्नो लहरो उठाएर भुईंको धूलोमा हिकाँओस् अनि धूलो मिश्रमा जता ततै जुम्रामा परिणत हुनेछ।”

17 तिनीहरूले त्यसै गरे। हास्रनले जमीनको धूलोमाथि आफ्नो लहरोले हिकाँए अनि धूलो मिश्रको जता ततै जुम्रामा परिणत भयो। जुम्रा पशु र मानिसहरूमा सरे।

18 यसर्थ जाद्वारहरूले आफ्नो छल प्रयोग गरेर त्यसरी नै जुम्राहरू उब्जाउने चेष्टा गरे। तर ती जाद्वारहरूले धूलोबाट जुम्राहरू बनाउन सकेनन्। जुम्रा मानिसहरू र जनावरहरूमाथि नै रहे।

19 यसर्थ जाद्वारहरूले फिरऊनलाई भने यो परमेश्वरको शक्तिले यस्तो भयो। तर फिरऊनले तिनीहरूका कुरा सुन्न मानेनन्। परमप्रभुले जे भन्नु भएको थियो त्यही भयो।

झीगाहरू

20 परमप्रभुले मोशालाई भन्नु भयो, “बिहान उठ अनि फिरऊनकहाँ जाऊ। फिरऊन नदीमा जानेछ। उसलाई भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जानदेऊ।’

21 यदि तपाईंले मेरो मानिसहरूलाई जान दिनु हुन्न भने म झीगाहरू तिमी, तिम्रा अधिकारीहरू र तिम्रा मानिसहरूको विरुद्धमा पठाउनेछु। झीगाहरू तिम्रो र तिम्रा अधिकारीहरूका घरहरूमा जानेछन्। मिश्रका सबै घरहरू झीगाले भरिनेछन्। जमीन पनि झीगाले भरिनेछ।

22 तर इस्राएलहरू र मिश्रका मानिसहरूसित एकै प्रकारको व्यवहार गर्दिने गोशेनमा जहाँ मेरा मानिसहरू बस्छन् त्यहाँ झीगा हुनेछैनन्। यसप्रकार तिमिले चाल पाउने छौ कि म परमप्रभु यस भूमिमा छु।

23 यसर्थ भोलि म अरुलाई भन्दा मेरो मानिसहरूलाई अलग प्रकारले व्यवहार गरूँ। मेरो प्रमाण त्यही हुनेछ।”

24 त्यसपछि परमप्रभुले जे भन्नु भएको थियो, त्यही भयो। धेरै-धेरै झीगाहरू मिश्रमा आए। फिरऊन र तिनका अधिकारीहरूको घर झीगाले भरिए अनि मिश्र देश भरि नै झीगै-झीगा भए। झीगाहरूले देश नै नष्ट पारिहेका थिए।

25 त्यसपछि फिरऊनले मोशा र हास्रनलाई बोलाएर तिनीहरूलाई भने, “यही भूमिमा तिमीहरूले आफ्नो परमेश्वरलाई बलि चढाओ।”

26 तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन। परमप्रभु हाम्रा परमेश्वरलाई पशु बलिदान चढाउँदा मिश्र देशका मानिसहरूले भयानक कुरा हो भनी सम्झन्छन्। यदि यहाँ हामीले बलिदान चढायौ भने मिश्रदेशका मानिसहरूले देख्नेछन् र तिनीहरूले हामीमाथि ढुङ्गा हिकाँउने छन्।

27 हाम्रा परमप्रभु परमेश्वरले आज्ञा गर्नु भए झैं परमप्रभुलाई बलिदान चढाउनु हामीलाई तीन दिन मरुभूमिमा यात्रा गर्नु दिनुहोस।”

28 यसर्थ फिरऊनले भने, “म परमप्रभु तिमीहरूका परमेश्वरलाई बलि चढाउन मरुभूमिमा जान दिनेछु। तर तिमीहरू ज्यादै टाढा जान पाउने छैनौ अहिले जाऊ अनि मेरो निम्ति प्रार्थना गर।”

29 मोशाले भने, “म बिदा लिन्छु र भोलि नै तिमी, तिम्रा मानिसहरू र तिम्रा अधिकारीहरूका घरबाट झीगाहरू हटाइ दिनु भनी परमप्रभुसित प्रार्थना गर्नेछु। तिमिले परमप्रभुलाई बलि चढाउनमा मानिसहरूलाई बाधा दिनु हुँदैन।”

30 त्यसपछि मोशाले फिरऊनबाट बिदा लिएर अनि परमप्रभुलाई प्रार्थना गरे।

31 मोशाले विन्ती गरे जस्तै नै परमप्रभुले गर्नु भयो। परमप्रभुले फिरऊन, उसका अधिकारीहरू र उसका मानिसहरूका घरहरूबाट झीगाहरू हटाइदिनु भयो। झीगा एउटा रहेन।

32 तर फिरऊन फेरि अट्टेरी भए अनि मानिसहरूलाई जान दिएनन्।

9

खेतका पशुहरूको रोग

1 तब परमप्रभुले मोशालाई फिरऊनकहाँ गएर यसो भन, “परमप्रभु, हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जान देऊ।’

2 यदि मेरो मानिसहरूलाई जान दिएनौ र रोकी राख्यौ भने,

3 तब परमप्रभुले आफ्नो शक्ति तिम्रा खेतका पशुहरूमाथि प्रयोग गर्नुहुनेछ। तिम्रा सबै घोडाहरू, गधाहरू, ऊँटहरू, गाई वस्तुहरू अनि भेडाहरूमाथि भयानक रोगले ग्रस्त हुनेछन्।

4 परमप्रभुले इस्राएलीहरूको र मिश्रीहरूका पशुहरूलाई भिन्दा भिन्दै व्यवहार गर्नु हुनेछ। इस्राएलीहरूका कुनै पशु मर्ने छैनन्।

5 यस्तो अनिष्ट हुने समय परमप्रभुले तोक्नु भएको छ। परमप्रभुले यस्तो विपत्ति यस भूमिमा भोलि ल्याउनु हुनेछ।”

6 परमप्रभुले जे गर्नु भन्नु भएको थियो त्यसै गर्नु भयो। अर्को दिन बिहान मिश्रका सबै पशुहरू मरे। तर इस्राएलीहरूका एउटा पनि पशु मरेनन्।

7 फिरऊनले आफ्नो मानिस इस्राएलीहरूका कुनै पशु भरे कि भरेन पत्तो लगाउन पठायो। तर इस्राएलीहरूका कुनै पशु भरेनन्। फिरऊन अट्टेरी थियो इस्राएली मानिसहरूलाई उसले जानु दिएन।

खट्टिराहस

- 8 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “चुल्हाको खरानी हत्केलाभरी लेऊ। मोशा, फिरऊन अघि त्यो खरानी हावामा उडाइदेऊ।
9 त्यो धूलो बनिन्छ र मिश्रको भूमिमाथि उडनेछ। जब धूलोले गर्दा मिश्रका मानिसहरू र पशुहरूलाई छालामा खट्टिराहस निस्कनेछन्।”
10 यसर्थ मोशा र हारूनले एउटा भट्टीबाट खरानी लिए अनि फिरऊनको अघि उभिए। मोशाले खरानी हावामा फर्काइदिए अनि मानिसहरू तथा पशुहरूको छालामा खट्टिरा निस्कन थाल्यो।
11 मोशाले गरे जस्तो जादुगरहरूले गर्न सकेनन् कारण तिनीहरू पनि यस रोगले ग्रस्त थिए। यस्तो मिश्र देशमा जता-ततै भयो।
12 तर परमप्रभुले फिरऊनलाई अट्टेरी नै बनाई राख्नु भयो, यसर्थ मोशा र हारूनका कुरा सुन्न उसले अस्वीकार गर्‍यो। परमप्रभुले मोशालाई भन्नु जस्तै नै भयो।

असिना

- 13 तब परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान चाँडै उठ अनि फिरऊनकहाँ जाऊ। उसलाई भन, ‘परमप्रभु हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान देऊ तिनीहरूले मेरो आराधना गरून्।’”
14 यदि मेरा मानिसहरूलाई यस्तो गर्न दिएनौ भने म मेरो सम्पूर्ण शक्ति तिमी, तिम्रा मानिसहरू अनि तिम्रा अधिकारीहरूमाथि प्रयोग गर्नेछु। तब तिमीले जान्ने छौ संसारमा म जस्तो परमेश्वर अरू छैन।
15 तिमी र तिम्रा मानिसहरूलाई यस भूमिबाट बाहिर ल्याउन म मेरो शक्ति प्रयोग गर्न सक्छु।
16 तर मैले तिमीलाई मेरो शक्ति प्रकटको निम्ति राखेको हँु। यस्तो गर्दा संसारका मानिसहरूले मेरो विषयमा बुझ्ने छन्।
17 तिमी अझै पनि मेरो मानिसहरूको विरोधमा छौ कारण तिमीले अझसम्म मुक्ति दिएका छैनौ।
18 यसर्थ भोलि यही समयमा अत्यन्तै नरागो असिना पर्नेछ। यस प्रकारको असिना मिश्र एउटा राष्ट्र बनिप्रेदेखि कहिल्यै परेको थिएन।
19 अब, तिमीले आफ्नो पशुहरूलाई सुरक्षित ठाउँमा राख्नुपर्छ। प्रत्येक तिम्रो चीज जो अहिले खेतमा छ, त्यो तिमीले सुरक्षित ठाउँमा राख्नुपर्छ। किन? किनभने मानिस होस अथवा पशु जे पनि खेतमा हुन्छ त्यसलाई मारिनेछ। तिम्रो घर भित्र नराखिएको कुनै पनि वस्तुमाथि असिना पर्नेछ।”
20 फिरऊनका केही अधिकारीहरू ज-जसले परमप्रभुको वचनलाई आदर गरेका थिए, तिनीहरूले आफ्नो पशुहरू र कमारा-कमारीहरू घरभित्र राखे।
21 तर अरू मानिसहरूले परमप्रभुको वचन ध्यान दिएका थिएनन् तिनीहरूका पशुहरू अनि कमारा-कमारीहरू खेतमा नै छोडी दिए।
22 परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो पाखुरा हावामामाथि उठाऊ अनि मिश्रभरी असिना पर्न शुरू हुनेछ। मिश्रमा प्रत्येक मानिस, पशु र उद्भिदमाथि असिना पर्नेछ।”
23 तब मोशाले आफ्नो लहरो हावामा उठाए अनि परमप्रभुले बिजुली गर्जन र असिनाहरू मिश्रमाथि पठाउनु भयो।
24 असिना परिरेको थियो र संग-संगै बिजुली पनि चम्किरहेको थियो। मिश्र एउटा राष्ट्र भए पछि सब भन्दा बढी असिना परेको यही थियो।
25 मिश्रका सबै मानिसहरू, पशु अनि उद्भिद आँधी-बेरीले ध्वंस पायौं। असिनाले खेतका रूखहरू पनि भाँचिदियो।
26 असिना नपरेको ठाउँ चाँहि गोशेन मात्र थियो जहाँ इस्राएलका मानिसहरू बस्थे।
27 फिरऊनले मोशा र हारूनलाई बोलाए। तिनीहरूलाई भने, “यस पल्ट मैले पाप गरेकोछु। परमप्रभु सही हुनुहुन्छ। म र मेरा मानिसहरू गलत छौं।
28 परमेश्वर द्वारा परेको असिना अनि गर्जन एकदमै बेशी भयो। परमेश्वरसित आँधी थाम्नको निम्ति प्रार्थना गर, म तिमीहरूलाई जान दिनेछु। तिमीहरूले यहाँ बस्यु पर्ने छैन।”
29 मोशाले फिरऊनलाई भने, “जब म शहर छोडछु, म मेरो पाखुरा परमप्रभुसंगको प्रार्थनामा उठाउँनेछु गर्जन र असिना पर्न रोकिनेछ। तब तिमीलाई थाहा हुनेछ परमप्रभु यो भूमिमा हुनुहुन्छ।
30 तर म जान्दछु तिमी अनि तिम्रा अधिकारीहरू अझै पनि परमप्रभु परमेश्वरसित डराएका छैनौ अनि सम्मान गर्दैनौ।”
31 पातमा बिउहरू लागि सकेको थियो अनि जौमा फूल फुलिसकेको थियो। यसकारण यो उद्भिदहरू नष्ट भयो।
32 गर्ह र कठिया गर्ह अरू अन्नहरू भन्दा ढिलो उम्रन्छ यसकारण यो नष्ट भएन।
33 मोशाले फिरऊनबाट विदा लिए अनि शहर बाहिर गए। उनले आफ्नो हात प्रार्थनामा उठाए गर्जन र असिना रोकियो अनि त्यसपछि पानी पर्न थामियो।
34 जब फिरऊनले असिना पानी अनि गर्जन रोकिएको देखे उनले फेरि परमेश्वरको विस्तृ पाप गरे, फिरऊन र उसका अधिकारीहरू अट्टेरी भए।
35 उनले इस्राएलका मानिसहरूलाई स्वतन्त्रता गर्नु अस्वीकार गरे। परमेश्वरले मोशालाई जे भन्नु भएको थियो त्यो पूरा भयो।

10

सलहहरू

- 1 परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनकहाँ जाऊ। मैले फिरऊन र उसका अधिकारीहरूलाई जिद्दी बनाएको छु। मैले मेरा शक्तिशाली चमत्कारहरू प्रदर्शन गर्न यस्तो गरे
2 अनि तिमीले आफ्नो छोरा-छोरी तथा नाती नातिनाहरूलाई मैले मिश्रमा प्रदर्शन गरेका शक्तिशाली चमत्कारहरू र अन्य चीजहरू भन्न सक्ने छौ। तब तिमीहरू सबैले जान्नेछौ म परमप्रभु हँु।”
3 यसर्थ मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले उसलाई भने, “परमप्रभु, हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, ‘तिमी कहिलेसम्म मलाई अस्वीकार गर्छौ? मेरो मानिसहरू मेरो आराधना गर्न जान्छन्।’
4 यदि तिमीले मेरा मानिसहरूलाई जान दिएनौ भने भोलि म तिम्रो भूमिमा सलहहरू ल्याइ दिनेछु।
5 सलहहरूले जमीन ढाक्नेछन्। जमीनमा धेरै सलहहरू हुनेछन्। तिमीले जमीन देख्न सक्ने छैनौ। सलहले खेतका प्रत्येक कुरा अनि रूखहरू खानेछन्।
6 मिश्रमा भएका सबै घरहरू, तपाईंका कर्मचारी र तपाईंका घर सलहहरूले छोप्नेछन्। त्यहाँ तपाईंका पिता-पुर्खाहरूले देखेको भन्दा अधिक सलहहरू हुनेछन्। त्यहाँ यति धेरै सलहहरू देखियो की मिश्रदेशमा मानिसहरू बसो-वास गर्न लागे यता त्यति कहिल्यै देखिएका थिएनन्।” त्यसपछि मोशाले फिरऊनबाट विदा लिए।

7 त्यसपछि कर्मचारीहरूले फिरऊनलाई सोधे, “कहिलेसम्म हामी यी मानिसहरूको फन्दामा परि रहने छौं? तिनीहरूका परमप्रभु परमेस्वरलाई आराधना गर्न मानिसहरूलाई जान दिनेसम्म। यदि तपाईंले जान दिनु भएन भने, तपाईंले चाल पाउनुअघि नै मिश्र ध्वंस हुनेछ।”

8 यसकारण फिरऊनका सेवकहरूले मोशा अनि हास्नलाई फिरऊनकहाँ फर्काएर ल्याए। फिरऊनले तिनीहरूलाई भने, “जाऊ अनि परमप्रभु तिमीहरूका परमेस्वरको आराधना गर। तर सौँचै को जाँदै छन मलाई भन?”

9 मोशाले उत्तर दिए, “हाम्रा केटा-केटी, बूढा-बूढी जति छन् सबै जानेछन्। हामी हाम्रा छोरा-छोरीहरू, हाम्रा भेडा तथा गाई वस्तुहरू पनि लिएर जानेछौं। हामी सबै जानेछौं कारण परमेस्वरको भोज हामी सबैको निम्ति हो।”

10 फिरऊनले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूको केटा-केटीहरूसमेत जान दिँदा मेरो लागि परमप्रभु सौँचै नै तिमीहरूसित हुनुपर्छ। तिमीहरूले केही नराम्रो योजनाहरू बनाइरहेका छौं।

11 होइन! मात्र तिम्ना मानिसहरू परमप्रभुको आराधना गर्न लान सक्छौं।” अनि फिरऊनले मोशा र हास्नलाई पठाए।

12 परमप्रभुले मोशालाई भन्नुभयो, “तिम्नो पाखुरा मिश्र देशमाथि उठाऊ र सलह आउनेछन अनि मिश्रको समस्त भूमिमा फैलिनेछन। असिनाले नष्ट नपारेको सबै उद्दिदहरू सलहले खाईदिने छन।”

13 यसकारण मोशाले आफ्नो टेक्ने लाठी मिश्र देशमाथि उठाए अनि परमप्रभुले पूर्वबाट आँधी बेरी पठाउनु भयो। हावा बिहान बेलुका पुरै चलिरहयो। जब बिहान भयो मिश्र भूमिमा हावाले सलह ल्यायो।

14 सलहहरू मिश्र देशमा उडेर आए अनि जमीनमा बसे। सलह मिश्रदेशमा यति विधन आए कि यति विधन न विगतमा कहिल्यै देखिएका थिए न भविष्यमा नै देखिनेछन।

15 ती सलहहरूले सबै भूमि ढाके अनि मैदान नै छोपे। असिनाले ध्वंस नपारेको जम्मै फलहरू र उद्दिदहरू सलहले खाए।

16 फिरऊनले मोशा र हास्नलाई झुट्टे बोलायो फिरऊनले भन्यो, “मैले परमप्रभु तिमीहरूका परमेस्वर र तिमीहरूका विरोधमा पाप गरेको छु।

17 अब यस पल्टको निम्ति मेरो पाप क्षमा गरिदेऊ। परमप्रभुलाई ममाथि आइलागेको यो ‘मृत्यु’ (सलहहरू) हटाई दिनु भनी भन।”

18 मोशाले फिरऊनबाट विदा लिएर परमप्रभुलाई प्रार्थना गरे।

19 यसर्थ परमप्रभुले हावाको दिशा फर्काएर पश्चिम तिर गर्नु भयो र यसले सलहहरूलाई मिश्रबाट उडायो अनि निगालोको समुद्रमा* पुर्यायो। एउटै पनि सलह मिश्रमा रहेनन।

20 तर फेरि परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइदिनु भयो यसकारण उसले इस्राएली मानिसहरूलाई जान दिएन।

अँध्यारो

21 तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्नो हातमाथि हावामा उठाऊ अनि अँध्यारोले मिश्रलाई ढाक्नेछ। अँध्यारो यति निष्पट हुनेछ तिमीले त्यो अनुभव गर्नेछौ।”

22 मोशाले आफ्नो हात उठायो अनि अन्धकारले मिश्रलाई ढाक्यो। त्यो अँध्यारो मिश्रमा तीन दिनसम्म रह्यो।

23 त्यहाँ कसैले कसैलाई देख्न सक्ने थियो। तर जहाँ इस्राएलका मानिसहरू थिए त्यहाँ अँध्यारो भएन।

24 फेरि फिरऊनले मोशालाई बोलाए। फिरऊनले भने, “जाऊ अनि परमप्रभुको आराधना गर। आफ्नो छोरा-छोरीहरूसँगै लान सक्छौ, तर तिमीले भेडा र गाई-वस्तुहरू यही छोडेर जानु पर्छ।”

25 मोशाले भने, “तपाईंले हामीलाई परमप्रभु हाम्रो परमेस्वरलाई बलिदानहरू अनि होमबलिहरू चढाउनु जानु दिनुपर्छ।

26 जब हामी परमप्रभुलाई आराधना गर्न जान्छौ। हामीले हाम्रा पशुहरू पनि लाने छौं। एउटै पनि भाग छाड्ने छैनौं। परमप्रभुको आराधनामा के कुराहरूको आवश्यक पर्छ, त्यो हामी पनि जान्दैनौं। हामीले आफ्नो आवश्यकता त्यस समयमा मात्र बुझ्नेछौं जति बेला हामी हाम्रो गन्तव्य स्थानमा पुग्छौं।”

27 परमप्रभुले फेरि फिरऊनलाई अट्टेरी बनाउनु भयो। यसर्थ तिनीहरूलाई जानु दिनुमा फिरऊनले फेरि पनि अस्वीकार गरे।

28 तब फिरऊनले मोशालाई भने, “जाऊ, यहाँबाट। तिमी फेरि कहिले आउनु पर्दैन यदि तिमी मलाई हेर्न आयो भने, मर्नेछौं।”

29 तब मोशाले फिरऊनलाई भने, “एउटा विषयमा तिमी सही छौ, कारण म तिमीलाई हेर्न फेरि कहिल्यै आउने छैन।”

11

पहिले जन्मेहरूको मृत्यु

1 तब परमप्रभुले मोशालाई भन्नु भयो, “मैले अझ फिरऊन अनि मिश्रमाथि एउटा विपत्ति ल्याउनुपर्छ। त्यसपछि मात्र उसले तिमीहरूलाई मिश्रबाट जान मात्र दिँदैन बलपूर्वक जानु भनी जोर लगाउनेछ।

2 तिमीले यो समाचार इस्राएलका मानिसहरूलाई दिनु पर्छ ‘पुरुष अनि स्त्रीहरू! तिमीहरूले आफ्नो-आफ्नो छिमेकीहरूसँग सुन र चाँदीले बनिएका चीजहरू मान्नु पर्छ।’”

3 परमप्रभुले मिश्रका मानिसहरूलाई तिमीहरूप्रति दयालु हुनेछ। मिश्री मानिसहरू र फिरऊनका शासकहरूले मोशालाई पहिलेदेखि महान मानिस भनी मान्दछन्।

4 मोशाले मानिसहरूलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आज मध्य-रातमा म मिश्र भएर जानेछु,

5 अनि प्रत्येक पहिला जन्मेको छोरा, फिरऊनको पहिलो छोरो मिश्रको शासक देखि लिएर जाँतो पिसे कमाारीको पहिलो छोरोसम्म मिश्रमा मार्नेछ। पहिला जन्मिएका सबै मर्छ जसले मकै पिन्छ। पहिला जन्मेको सबै मानिसहरू अनि पशुहरू मर्नेछन्।

6 मिश्रमा दुःखको क्रन्दनहरू हुनेछ त्यहाँ मिश्रमा त्यस्तो दुःखपूर्ण क्रन्दनहरू कहिल्यै भएको थिएन अनि त्यहाँ फेरि कहिल्यै हुने छैन।

7 तर कुनै पनि इस्राएली मानिसमाथि यस्तो घटना हुनेछैन। यहाँसम्म कि तिनीहरूलाई कुकुरले पनि भुक्ने छैन। इस्राएली मानिसहरूमा मात्र होइन तिनीहरूका पशुहरूलाई पनि कुनै नोकसान हुनेछैन। तिमीले जान्ने छौ यस प्रकारले म इस्राएली मानिसहरू अनि मिश्रीहरूमा भिन्दा भिन्दै प्रकारको व्यवहार गर्नेछु।

8 त्यसपछि मिश्रका सबै पदाधिकारीहरू मेरोअघि निहुरिने छन् र मेरो आराधना गर्नेछन्। तिनीहरूले भन्नेछन्, “जाऊ! तिमीसँगै आफ्नो सबै मानिसहरूलाई लैजाऊ।” तब मोशा रिसिएर पनि फिरऊनलाई छोड्नेछु।”

9 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनले तिम्नो कुरा सुनेको छैन। किन? यसकारण म मिश्रमा आफ्नो महाशक्ति देखाउन सक्छु।”

10 त्यसैले गर्दा मोशा र हास्नले फिरऊनअघि धेरै आश्चर्य कर्म गर्न सके। र यसैको निम्ति परमप्रभुले फिरऊनलाई अति अट्टेरी बनाउनु भयो, जसले गर्दा उसले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएन।

* 10:19: निगालोको समुद्रमा अर्थात् “निगालो घाटी” हुनुपर्छ।

12

निस्तार

- 1 जब तिमीहरू मिश्रमा थिए, परमप्रभुले मोशा र हासनलाई भन्नु भयो।
- 2 “यो महिना नै तिमीहरूको निम्ति वर्षको पहिलो महिना हुनेछ।
- 3 यो आदेश इस्राएलका सारा समुदायका निम्ति हो। यो महिनाको दशौं दिनमा आफ्नो घरका मानिसहरूको निम्ति प्रत्येक मानिसले एउटा थुमा ल्याउनु पर्छ।
- 4 एउटा पाठो खाई सक्नलाई यदि कुनै मानिसको घरमा प्रशस्त मानिसहरू नभए उसले त्यस दिनको भोजमा भाग लिनको निम्ति छिमेकीलाई निम्त्याउनु पर्छ। प्रत्येक मानिसलाई पुग्ने पाठो हुनुपर्छ।
- 5 पाठो एक वर्षको र खोट रहित हुनुपर्छ। पाठो भेडा अथवा बाख्राको जुन भए पनि हुन्छ।
- 6 तिमीहरूले त्यो पाठोलाई महिनाको चौधौं दिनसम्म सावधानीसंग राख्नु पर्छ। त्यस दिन इस्राएली समुदायका मानिसहरूले सौँझमा ती पाठाहरू मार्नु पर्छ।
- 7 यी पशुहरूको रगत सबै मानिसले जम्मा गर्नुपर्छ। अनि ढोकाका चौखटाहरूमा र घरका जहाँ पाठाहरू खाइन्छन् ढोकाहरूमाथि छर्नु पर्छ।
- 8 “जब तिमीहरू भोजन खान्छौ कतै बाहिर यात्रामा जाँदा जस्तै लुगा लाउनुपर्छ। तिमीहरूका खुट्टामा जुता र हातमा टेक्ने लाठी हुनै पर्छ र हतार-हतार खानु पर्छ। किन? किनभने यो परमप्रभुको निस्तार हो।
- 9 पाठो काँचो अथवा पानीमा उमालेर खानु हुँदैन। त्यो पाठो सबै आगोमाथि सेकाउनु पर्छ, त्यसको भित्र, टाउको र खुट्टाहरू शरीरबाट नछुट्टाई आगोमाथि सेकाउनु पर्छ।
- 10 बिहानसम्म मासुहरू बाँकि नराख। यदि केही मासुहरू रह्यो भने, त्यसलाई आगोमा जलाउनु पर्छ।
- 11 “जब तिमीहरू भोजन खान्छौ कतै बाहिर यात्रामा जाँदा जस्तै लुगा लाउनुपर्छ। तिमीहरूका खुट्टामा जुता र हातमा टेक्ने लाठी हुनै पर्छ र हतार-हतार खानु पर्छ। किन? किनभने यो परमप्रभुको निस्तार हो।
- 12 “अज राती म मिश्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिश्रका सबै देवताहरूको न्याय गर्नेछु, म परमप्रभु हुँ।
- 13 तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।
- 14 “यसकारण यो एउटा स्मरणीय दिन हुनेछ। अनि तिमीहरूको निम्ति यो एक विशेष पवित्र चाड हुनेछ। तिमीहरूका सन्तानहरूले सदा सर्वदा यो पवित्र चाडलाई परमप्रभुलाई भक्ति गर्ने दिनको रूपमा मान्नु पर्छ।
- 15 यस चाडमा तिमीहरूले अखमिरी रोटी सात दिनसम्म खाने छौ। यस पवित्र चाडको पहिलो दिन तिमीहरूले आफ्नो-आफ्नो घरबाट समस्त खमीर बाहिर निकाल्ने छौ। यो पवित्र चाडमा सात दिनसम्म कसैले पनि खमीर खाने छैनो। यदि कसैले खमीर त्यस समयमा खायो भने त्यसलाई अरु इस्राएलीबाट बहिष्कृत गरिनेछ।
- 16 यो पवित्र चाडको पहिलो र अन्तिम दिनमा पवित्र सभा हुनेछ। यी दिनमा तिमीहरूले केही पनि काम गर्नु हुँदैन। यी दिनमा तिमीहरूको निम्ति एउटै काम भोजन तयार गर्नु हुन्छ।
- 17 तिमीहरूले यो अखमिरी रोटीको पवित्र चाडलाई सम्झना गर्नु पर्छ, कारण यही दिन मैले तिमीहरूलाई मिश्रबाट दल बनाएर बाहिर ल्याए। तिम्रा सन्तानहरू सबैमा सदा-सर्वदा यो एउटा नियम होस।
- 18 यसर्थ पहिलो महिनाको चौधौं दिनको सौँझ देखि तिमीहरूले खमीर बिनाको रोटी खान शुरू गर्ने छौ। तिमीहरूले खमीर बिनाको रोटी पहिलो महिनाको एककाँसौं दिनको सौँझसम्म खानेछौ।
- 19 सात दिनसम्म तिमीहरूका घरमा कुनै खमीर रहनु हुँदैन। कुनै पनि मानिस चाहे त्यो इस्राएली होस अथवा विदेशी यदि तिमीहरूले यस समयमा खमीर खायो भने उसलाई इस्राएलीको समुदायबाट अलग्ग गराउनु पर्छ।
- 20 यी पवित्र दिनहरूमा तिमीहरू जता पुग्ने भए पनि खमीर भएको केही पनि खानु हुँदैन। तिमीहरूले त्यहि खमीर बिनाको रोटी खानु पर्छ।”
- 21 यसर्थ मोशाले सबै ब्रह्म-प्राधानहरूलाई बोलाए। मोशाले तिमीहरूलाई भने, “तिमीहरूका परिवारका निम्ति थुमाहरू ल्याऊ। र निस्तारको निम्ति थुमाहरू मार।
- 22 हिसपको झुपा लेऊ अनि रगतले भरिएको भाँडामा डुबाऊ अनि ढोकाको चौकटकोमाथि तथा वरिपरि लगाऊ। बिहान नहुञ्जेल कसैले पनि घर छाड्नु हुँदैन।
- 23 जब परमप्रभु मिश्रमा पहिला जन्मेको छोराहरूलाई मार्न जानुहुनेछ अनि ढोकाका फल्याक अनि खाम्बाहरूमाथि रगत पोतेको देख्नु हुनेछ। तब परमप्रभुले त्यस घरलाई रक्षा गर्नु हुँदैन। उहाँ ती ढोकाद्वारबाट जाँदा परमप्रभुले विनाशक शक्ति ती घरहरूमा पसेर नाशगर्नबाट रोक्नुहुनेछ।
- 24 तिमीहरूले यो आदेश याद राख्नुपर्छ। यो नियम सदा-सर्वदा तिम्रा सन्तानहरूको निम्ति हुनेछ।
- 25 तिमीहरू जब परमप्रभुले दिनु भएको भूमिमा जानेछौ तिमीहरूले यो चाड पालन गर्नुपर्छ।
- 26 जब तिमीहरूका नानीहरूले तिमीहरूलाई सोध्नेछन्, “किन हामी यो चाड मनाउछौ?”
- 27 तब तिमीहरूले जवाफ दिनेछौ, “यो निस्तार चाड परमप्रभुको सम्मानमा मानिएको हो। नानीहरूलाई तिमीहरू भन्नेछौ, जब हामीहरू मिश्रमा थियौं, परमप्रभुले इस्राएलीको घरहरू छोडेर जानु भयो। उहाँले मिश्री मानिसहरूलाई मार्नु भयो अनि हाम्रो रक्षा गर्नुभयो।”
- यसकारण अहिले मानिसहरू उहाँलाई निर्हुपरिण दण्डवत गर्छन् र आराधना गर्छन्।
- 28 परमप्रभुले यो आदेश मोशा र हासनलाई दिनु भएको थियो, यसर्थ इस्राएलीहरूले त्यही गरे जे परमप्रभुले आदेश दिनु भएको थियो।
- 29 मध्यरातमा मिश्र देशीहरूका पहिले जन्मेका सबै छोराहरू, मिश्रका शासक फिरऊनको पहिलो छोरो देखि इयालखानामा सजाय भोग्दै गरेको कैदीको छोरोसम्मलाई मार्नुभयो। पशुहरूमा पनि पहिले जन्मेका सबै मार्नु भयो।
- 30 त्यस रात मिश्रमा प्रत्येक घरको कोही न कोही मरे। फिरऊन, उसका अधिकारीहरू अनि मिश्रका सबै मानिसहरू चिच्याउँदै रोए।

इस्राएलीहरूले मिश्र छाड्छन्

- 31 तब त्यस राती फिरऊनले मोशा र हासनलाई बोलाए। फिरऊनले तिमीहरूलाई भने, “तयार होऊ अनि हाम्रा मानिसहरूलाई छोडेर जाऊ। तिमी र तिम्रा मानिसहरूले त्यसै गर्न सक्छौ जो तिमी भन्छौ तिमीहरू जाऊ अनि आफ्नो परमप्रभुको आराधना गर।
- 32 तिमीहरूले भने झैं आफ्नो-आफ्नो भेडा तथा गाई-वस्तुहरू लिएरै जाऊ। तिमीहरूले मलाई पनि आशीर्वाद देऊ।”
- 33 मिश्र देश वासीहरूले पनि भने, “तिमीहरू चाँडै गइहाल। किन? किनभने, यदि तिमीहरू गएनौ भने हामीहरू सबै मर्न सक्छौ।”
- 34 इस्राएली मानिसहरू यति हतारमा थिए तिमीहरूले रोटीमा खमीर मिसाउने समय पाएनन्। यसकारण तिमीहरूले आटा, भाडाहरूमा आफ्नो काँधमाथि बोकेर ल्याए।

- 35 तब इस्राएलीका मानिसहरूले त्यही गरे जे मोशाले तिनीहरूलाई गर्नु भनेका थिए। तिनीहरूले मिश्र देशका आफ्नो छिमेकीहरूसित लगा, अनि सुन चाँदीले बनिएको चीजहरू माँगि।
- 36 परमप्रभुले मिश्रका मानिसहरूलाई दयालु बनाई दिनु भयो अनि तिनीहरूले जे मांगे त्यही दिए।
- 37 इस्राएली मानिसहरूले रामसेसबाट, सुककोतसम्म यात्रा गरे। तिनीहरू लगभग 6,00,000 थिए। यस संख्यामा नानीहरूको गन्ति गरिएको थिएन।
- 38 तिनीहरूसित धेरै भेडा, बाख्रा गाई-वस्तु र अरू चीजहरू थिए। तिनीहरूसित अन्य धेरै थरिका मानिसहरू यात्रा गरिरहेका थिए।
- 39 ती मानिसहरूसंग रोटीमा खमीर मिसाउने समय पनि थिएन अनि तिनीहरूले यात्राको निम्ति कुनै विशेष भोजन तयार पारेका थिएनन्। यसकारण तिनीहरूका साधरण खमीर बिनाको रोटी बाहेक अरू कुनै खाने कुरा थिएन।
- 40 इस्राएली मानिसहरू 430 वर्षसम्म मिश्रमा बसे।
- 41 ठीक 430 वर्षपछि परमप्रभुका समस्त सेनाहरू मिश्रबाट गए।
- 42 यसर्थ त्यो विशेष छ। जब परमप्रभुले गरेको मानिसहरूले सम्झने छन्। त्यो रात सबै इस्राएली मानिसहरूको हृदयमा सदा-सर्वदा रहनेछ।
- 43 परमप्रभुले मोशा र हास्रनलाई भन्नुभयो, “यहाँ निस्तारका निम्ति विधिहरू छन् कुनै पनि विदेशीले निस्तार चाडको भोजन खान पाउनेछैन।
- 44 तर यदि कुनै मानिसले कमारो किन्छ र त्यसको खतना गराइदिन्छ भने, त्यो कमरोले निस्तारको भोजन खान सक्छ।
- 45 तर तिमीहरूको माझमा बस्ने कुनै पनि ज्यालाका मजदूर अथवा विदेशीहरूले निस्तारको भोजन खानु हुँदैन।
- 46 “प्रत्येक परिवारले एउटा घर भित्र नै भोजन गर्नुपर्छ, कुनै पनि भोजन बाहिर लानु हुँदैन। थुमाको कुनै हड्डी भाँच्नु हुँदैन।
- 47 इस्राएलका सारा समुदायले यो चाड मनाउनु पर्छ।
- 48 यदि कोही मानिस तिमीहरूसित बसो-बासो गर्छ तर त्यो इस्राएली होइन र यो परमप्रभुको निस्तार चाडमा भाग लिन चाहन्छ भने उसको खतना गरिनु नै पर्छ। त्यसपछि त्यो इस्राएली नागरिक बराबर हुन्छ र उसले निस्तार भोजनमा भाग लिन सक्छ। तर यदि उसको खतना गरिएको छैन भने निस्तार भोजनमा भाग लिन सकेन।
- 49 खतना नभएको कुनै पनि मानिसहरूले परमप्रभुको भोजनमा भाग लिनु हुँदैन। यो प्रत्येक मानिसहरूको लागि यो सत्य र निष्पक्ष नियम हो त्यो देशी अथवा विदेशमा जन्मेका नागरिक होस यो नियम प्रत्येकलाई हुनुपर्छ।”
- 50 यसर्थ इस्राएलका सारा मानिसहरूले परमप्रभुले मोशा र हास्रनलाई दिनु भएका आदेशहरू पालन गरे।
- 51 यस प्रकारले परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई मिश्र देशबाट बाहिर लिएर जानु भयो। मानिसहरू झुन्ड-झुन्डमा यात्रा गरे।

13

- 1 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो,
- 2 “तिमीले इस्राएलमा जन्मेको प्रत्येक पहिले पुरुष शिशु मलाई दिनुपर्छ। त्यसको अर्थ हुन्छ पहिला जन्मेको प्रत्येक बालक अनि पहिला जन्मेको प्रत्येक पाठो मेरो हुनेछ।”
- 3 मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर। तिमीहरू मिश्रमा कमारा-कमारीहरू थियो। तर आजको दिन परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरी तिमीहरूलाई स्वतन्त्र पार्नुभयो। तिमीहरूले खमीर मिसाएको रोटी खाने हुँदैन।
- 4 अरू, आबीबको महीनामा तिमीहरूले मिश्र छाड्यौ।
- 5 परमप्रभुले तिमीहरूका पिता-पुर्वाहरूलाई विशेष वचन दिनुभएको छ। उहाँले तिमीहरूलाई कनानी, हिती, एमेरी, हिब्वी अनि यबसी मानिसहरूको भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लानु हुनेछ जहाँ दूध र मह बग्छन्। यसकारण तिमीहरूले यो रीति प्रत्येक वर्ष यही महीनामा पालन गर्नुपर्छ।
- 6 “सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानुपर्छ। सातौँ दिनमा तिमीहरूले दूले भोज गरेर मनाउनु पर्छ अनि यस भोजले परमप्रभुप्रति सम्मान जनाउनेछ।
- 7 यसर्थ सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानु हुँदैन। तिमीहरूको भूमिमा सात दिनसम्म खमीर हुनुहुँदैन।
- 8 यस दिन तिमीहरूले आफ्नो नानीहरूलाई भन्नु पर्छ, ‘हामी यो भोज खाँदैछौ किनभने आजको दिन परमप्रभुले हामीहरूलाई मिश्रबाट बाहिर ल्याउनु भएको थियो।’
- 9 “यस पवित्र चाडले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअधि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि कर्षणा गर्नु भएको थियो।
- 10 यसकारण प्रत्येक वर्ष यो दिनलाई ठीकसित सम्झना गर।
- 11 “परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लैजानु हुनेछ जसलाई उहाँले तिमीहरूलाई दिनेछ भनी वचन दिनु भएको थियो। अहिले त्यस भूमिमा कनानी मानिसहरू बस्छन्। तर परमप्रभुले तिमीहरूका पिता-पुर्वाहरूलाई त्यो भूमि तिमीहरूलाई दिन्छ भनी वचन दिनु भएको थियो। परमेस्वरले जब तिमीहरूलाई त्यो भूमि दिनुहुन्छ,
- 12 तिमीहरूले सम्झना गर्नु पर्छ। तिमीहरूले आफ्नो पहिलो छोरो अनि पहिलो उहाँलाई सम्पन्न गर्नुपर्छ।
- 13 तिमीहरूले गधा उद्धार गर्नु एउटा थुमा सम्पन्न गर्न सक्छौ तर यदि गधा गराउनु सकेनौ भने त्यसलाई गर्दन फुटाएर मारु पर्छ। तर पहिले जन्मेको छोरो तिमीहरूले परमप्रभुबाट छुट्टयाएर ल्याउनु पर्छ।
- 14 “भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन्, ‘तिमीहरूले यस्तो किन गर्छौ?’ अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौ अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो।
- 15 मिश्र देशमा फिरऊनले अट्टेरी गरेर हामीलाई त्यहाँबाट बाहिर पठाउन अस्वीकार गरे। यसर्थ परमप्रभुले त्यहाँ जन्मेका प्रत्येक मानिस र पशुका पहिले जन्मेका छोराहरू तथा बच्चाहरू मारिदिनु भयो। यही कारणले मेरा प्रथम जन्मेका छोरो परमप्रभुबाट उद्धार गर्न प्रथम जन्मेको डाँगो पशु भेटी चर्वाउँछ।’
- 16 यो तिमीहरूको हातमा कसेको धागो जस्तै हो र यो तिमीहरूका आँखाको सामुने राखेको चिन्ह जस्तो हो। यसले हामीलाई सधैं सम्झना गर्न सहायता गर्छ कसरी परमप्रभुले उहाँको महाशक्ति चलाएर हामीहरूलाई मिश्रबाट ल्याउनु भयो।”
- मिश्रबाहिर यात्रा
- 17 फिरऊनले मानिसहरूलाई छोडन लगाए। परमप्रभुले मानिसहरूलाई पलिशतीहरूको भूमिको बाटो जानु दिनु भएन। समुद्रको बाटो सब भन्दा छोटे छ तर परमप्रभुले भन्नुभयो, “यदि मानिसहरू त्यो बाटो जान्छन् भने तिनीहरूले लडाइँ गर्नु पर्नेछ। यस्तो हुँदा तिनीहरूको मन विचार बदलन सक्छ अनि मिश्रमा नै फकिएर जानेछन्।”

18 यसकारण परमप्रभुले तिनीहरूलाई अर्को बाटोबाट समुद्र किनाराहुँदै मरुभूमिको बाटो लानु भयो। इस्राएली मानिसहरू मिश्रबाट बाहिर निस्कदा युद्धको पोशाकमा थिए।

यसुफ घर जान्छन्

19 मोशाले यसुफको अस्थिहरू लिएर हिडे। मर्नु अघि यसुफले इस्राएलीहरूसँग आफ्नो लागि यस्तो गर्ने प्रतिज्ञा गराएका थिए। यसुफले भने, “जब परमेश्वर तिमीहरूलाई सुरक्षा दिनु हुन्छ मेरा अस्थिहरूलाई मिश्रदेखि बाहिर लान नबिस।”

परमप्रभुले आफ्नो मानिसहरूको अगुवाइ गर्नुहुन्छ

20 इस्राएलका मानिसहरूले सुक्कोत छाडे अनि एथाममा छाड्नी लगाए। एतामम मरुभूमि नजिक थियो।

21 परमप्रभुले दिउँसो अग्लो बादललाई र राती अग्लो आगोको खम्बालाई तिनीहरूलाई बाटो देखाउन प्रयोग गर्नु भयो। आगो तिनीहरूलाई उज्यालो दिन्थ्यो र तिनीहरू राती पनि यात्रा गर्न सक्थे।

22 अग्लो बादलको खाँबो दिनमा र आगोको खाँबो रातीमा तिनीहरूसँगै हुन्थ्यो।

14

1 तब परमप्रभुले मोशालाई भन्नु भयो,

2 “इस्राएलीहरूलाई पी-हर्हीरोत फर्की जानु भन। तिनीहरूलाई भन, मिगदोल अनि समुद्रको बीचमा बालसिपान कै नजिक छाड्नी लगाऊ।

3 फिरऊनले सोच्नेछ इस्राएलका मानिसहरू मरुभूमिमा हराए छन्। अनि उसले सोच्नेछ मानिसहरूको जाने ठाउँ छैन।

4 म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म परमप्रभु हूँ।”

फिरऊनले इस्राएलीहरूलाई खेदु

5 इस्राएलका मानिसहरू भागे भन्ने समाचार फिरऊनले थाहा पायो। जब फिरऊन र उसका अधिकारीहरूले पनि यो खबर सुने, तिनीहरूले के गरेका थिए त्यस विषयमा आफ्नो विचार बदली गरे। फिरऊनले भने, “हामीहरूले किन इस्राएली मानिसहरूलाई तिनीहरूको दासत्वबाट जान दियो?”

6 यसर्थ फिरऊनले आफ्नो रथ ठीक पार्यो अनि आफूसँगै आफ्नो मानिसहरूलाई लियो।

7 उसले आफ्नो सर्वश्रेष्ठ मानिसहरूमध्ये 600 जना अनि आफ्नो सारा रथहरू लिए। प्रत्येक रथमा एकजना अधिकारी थिए।

8 इस्राएलका मानिसहरू निडर साथ बहिरहेका थिए, तर परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइ दिनु भयो, यसर्थ उसले इस्राएलीहरूलाई खेदु।

9 मिश्री फौजसित धेरै घोडा, सेना अनि रथहरू थिए। तिनीहरूले इस्राएलीहरूलाई खेदे र लाल समुद्रको नजिक बालसिपानमा जहाँ तिनीहरूले छाड्नी लगाएका थिए तिनीहरूलाई पक्रे।

10 इस्राएलीले फिरऊनलाई उसका मिश्रदेशीहरूसित आउँदै गरेको देखे। तिनीहरू सल्लो डराएका थिए अनि तिनीहरूले परमप्रभुलाई गृहार मागे।

11 तिनीहरूले मोशालाई भने, “तिमीले हामीहरूलाई मिश्रबाहिर किन ल्यायो? मिश्रमा के धेरै चिहानहरू थिएनन्? किन तिमीले हामीलाई मरुभूमिमा मार्न ल्यायो?”

12 हामीले मिश्रमा तिमीलाई भनेका थियौं, ‘यस्तो परी आउनेछ। मिश्रमा हामीले भनेका थियो कि हाम्रो चिन्ता नगर्नु होस्।’ हामीलाई मिश्रमा बस् दिनुहोस र मिश्र वासीहरूको सेवा गर्न देऊ। यसरी मरुभूमिमा आएर मर्नु भन्दा त त्यही बसी कमारा-कमारी हुनु नै असल थियो।”

13 तर मोशाले उत्तर दिए, “नडाऊ तिमीहरू जहाँ छौं यही उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रवासीलाई फेरि कहिल्यै देख्ने छैनौं।

14 तिमीहरूले केही गर्नु पर्दैन तर स्थिर भएर बस। परमप्रभुले तिमीहरूको निम्ति युद्ध गर्नु हुनेछ।”

15 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अहिलेसम्म मसँग तिमी किन कराइरहेका छौ? इस्राएली मानिसहरूलाई अघि बढन शुरू गर्नु भन।

16 लाल समुद्रमाथि तिम्नो लाठी उठाऊ अनि समुद्र दुइ भाग हुन्छ, तब मानिसहरू सूखा जमीनमा हिंडेर जानेछन्।

17 मिश्रदेशका मानिसहरूले तिमीहरूलाई खेदिरहेका छन् किनभने मैले तिनीहरूलाई अट्टेरी बनाएको छु। तर म फिरऊन र उसको घोडा तथा रथहरू भन्दा शक्तिशाली छु भने तिमीलाई देखाउने छु।

18 तब मिश्रदेशवासीहरू जान्नेछन् कि म परमप्रभु हूँ। जब म फिरऊन, उसका सेना, घोडाहरू तथा रथहरूलाई पराजित पार्नेछु तब त्यहाँका मानिसहरूले मलाई आदर गर्नेछन्।”

परमप्रभुले मिश्रका सेनालाई पराजित गर्नुहुन्छ

19 तब परमप्रभुका स्वर्गदूत मानिसहरूका पछि लागे। (परमप्रभुका स्वर्गदूत खास गरी मानिसहरूलाई डोर्याउन तिनीहरूका अघि-अघि थिए।) यसकारण बादलको खामो मानिसहरूको अघिबाट सेरेर पछाडिपट्टि गयो।

20 यसरी त्यो बादल इस्राएली अनि मिश्रदेशी मानिसहरूको माझमा उभियो। यसले इस्राएलीहरूलाई उज्यालो दियो अनि मिश्रदेशी मानिसहरूलाई अँध्यारो। अँध्यारोले गर्दा फिरऊनका सेनाहरू इस्राएलीहरूको नजिक आउन सकेनन्।

21 मोशाले आफ्नो लहरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरि नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो।

22 इस्राएलका मानिसहरू सूखा जमीनमाथि हिंडेर समुद्र पार गरे। तिनीहरूको दाहिने र देब्रेपट्टि समुद्रको पानी पर्खाल झै उभिएको थियो।

23 फिरऊनका घोडासैनिक अनि रथहरूले इस्राएलीहरूलाई समुद्र बीचमा खेदे।

24 एकाबिहानै परमप्रभुले बादल अनि आगोको खाँबोबाट मिश्रका सेनालाई हेर्नु भयो। अनि उहाँले तिनीहरूलाई आक्रमण गर्नु भयो अनि पराजित पार्नु भयो।

25 रथका पाङ्ग्राहरू भासिए अनि रथलाई नियन्त्रणमा राख्न कठिन पर्यो। मिश्रदेशका मानिसहरू जोरले कराए, “हामी यहाँबाट भागौं, परमप्रभु हाम्रो विरुद्ध इस्राएलका मानिसहरूको पक्षमा लडाईं गर्नु हुँदैन।”

26 तब परमप्रभुले मोशालाई भन्नु भयो, “समुद्रमाथि तिम्नो लहरो उठाऊ जसले गर्दा पानी मिश्रहरूका घोडाहरू र रथहरूमाथि फर्केर जाऊन।”

27 यसकारण बिहान उज्यालो हुनअघि मोशाले आफ्नो लहरो समुद्रमाथि उठाए अनि समुद्र फेरि पानीले भरियो। मिश्रका मानिसहरू त्यहाँबाट भाग्ने चेष्टा गर्दै थिए तर परमप्रभुले तिनीहरूलाई समुद्रमा डुबाएर मारिदिनु भयो।

28 त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेदु आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्।

- 29 समुद्रको पानी भाग-भाग भएर इस्राएलीहरूको दाहिने र देब्रेपट्टि उभियो र इस्राएलका मानिसहरू सुखा जमीनमा हिंडेर पारि गए।
 30 यसरी त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई बचाउनु भयो र ती मानिसहरूले मिश्री मानिसहरू लाल समुद्रको किनारामा देखे।
 31 इस्राएलका मानिसहरूले परमप्रभुको महाशक्ति थाह पाए जब उहाँले मिश्रका सेनाहरूलाई परास्त गर्नु भयो। यसकारण मानिसहरू परमप्रभुसित डराए। तिनीहरूले फेरि परमप्रभु र उहाँका सेवक मोशामाथि बिश्वास गर्नु थाले।

15

मोशाको गीत

- 1 त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थाले:

- “म परमप्रभुको निम्ति गाउनेछु!
 उहाँले महान कार्य गर्नु भयो।
 उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा फ्याँकि दिनुभयो।
 2 परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ।
 परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ,
 अनि म उहाँको स्तुति गर्छु।
 परमप्रभु मेरो पिता-पुर्खाहरूको परमेश्वर हुनुहुन्छ
 अनि म उहाँको आदर गर्छु।
 3 परमप्रभु एउटा योद्धा हुनुहुन्छ,
 उहाँको नाउँ परमप्रभु हो।
 4 उहाँले फिरऊनका रथहरू,
 र सेनालाई समुद्रमा मिल्काई दिनु भयो।
 फिरऊनका अत्यन्तै असल सैनिकहरू
 लाल समुद्रमा डुबे।
 5 गहिरो पानीले तिनीहरूलाई डुबायो,
 अनि तिनीहरू ढुङ्गा झैं गहिराईमा भासिए।
 6 “तपाईंको दाहिने बाहुली अद्भुत शक्तिशाली छ।
 हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो।
 7 आफ्नो महान महिमामा तपाईंले ती मानिसहरूको नाश गर्नु भयो,
 जसले तपाईंको विरोध गरे।
 तपाईंको रीसले परालको आगोले झैं
 तपाईंका शत्रुहरूलाई जलायो।
 8 तपाईंको नाकबाट निस्केको सासले पानीलाई
 एक ठाउँमा थुपारी दियो।
 बगिरहेको पानी पर्खाल झैं उभियो।
 समुद्रको गहिराई सतहमा ठोस बनियो।
 9 “शत्रुले भन्यो,
 ‘म तिनीहरूलाई खेद्रेछु र समात्रेछु,
 म तिनीहरूको सम्पूर्ण सम्पत्ति लुट्नेछु।
 म मेरो तरवार निकाल्नेछु
 र तिनीहरूलाई पराजित गर्नेछु।’
 10 तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो
 अनि तिनीहरू समुद्रमा ढाकिए।
 तिनीहरू नापन नसकिने गहिरो समुद्रमा डुबे।
 11 “के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्?
 अँह, तपाईं झैं अन्य देवता कतै छैनन्-
 तपाईं आश्चर्यपूर्ण पवित्र हुनुहुन्छ!
 तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ!
 तपाईं अचम्मको काम गर्नुहुन्छ।
 12 तपाईं आफ्नो दाहिने बाहुली तेर्सो गर्नु हुन्छ,
 अनि पृथ्वीलाई नाश गर्नु हुन्छ।
 13 तर आफूले बचाएका मानिसहरूलाई
 तपाईंको दयाले डोर्याउनु हुन्छ।
 अनि आफ्नो क्षमताले तिनीहरूलाई
 पवित्र प्रसन्न भूमिमा डोर्याउनु हुन्छ।
 14 “अरू राष्ट्रहरूले यो कथा सुन्ने छन्
 र तिनीहरू डराउने छन्।
 पलिशतीका मानिसहरू डरले काम्ने छन्।

- 15 एदोमका प्रमुखहरू डरले काम्नेछन्,
मोआबका प्रमुखहरू डरले काम्नेछन्।
कनानीहरूले तिनीहरूको साहस हराउनेछन्।
16 जब मानिसहरूले तपाईंको शक्ति चाल पाउँछन्
तिनीहरू भयभीत हुनेछन्।
जबसम्म तपाईंका मानिसहरू पार हुँदैनन्,
तिनीहरू चट्टान जस्ता हुनेछन्।
17 हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ।
तपाईंले बसोबासो गर्न बनाएको सिंहासनको नजिकमा
तिनीहरूलाई तपाईंले बस दिनु हुनेछ।
18 “परमप्रभुले सदा-सर्वदाको निम्ति शासन गर्नुहुनेछ।”

19 हो, साँच्चै नै यस्तै भयो। फिरऊनका घोडाहरू, घोडसवार र रथहरू सबै समुद्रमा डुबे। अनि परमेस्वरले तिनीहरूमाथि समुद्रको सबै पानी ल्याउनुभयो। इस्राएलीहरू समुद्रको माझबाट सूखा भूमिमा हिंडे।
20 त्यसपछि हासनकी दिदी महिला अगमवादिनी मरियमले खैजडी समातिन मरियम र अरू स्त्रीहरू गाउन र नाचन थाले। मरियमले यी शब्दहरू दोहरयाइन।

21 “परमप्रभुप्रति गीत गाऊ।
उहाँले महान कार्य गर्नु भएको छ।
उहाँले घोडाहरू र सवारहरूलाई समुद्रमा फर्काइदिनु भयो।”

22 मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शुरूको मरुभूमि तर डोर्याउने गरे। तिनीहरू मरुभूमिमा तीन दिनसम्म यात्रा गरे। तिनीहरूले पिउने पानी कतै भेटेनन्।
23 तीन दिनपछि ती मानिसहरू मारामा आइपुगे। मारामा पानी त थियो तर पिउँन नसकिने तीतो थियो। (यसकारण मानिसहरूले त्यस ठाउँको नाउँ मारा राखे।)
24 मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?”
25 मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो।
त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिन भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो।
26 परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेस्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्ने पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्नु नभयो भने नियमहरू मान्नु भन्ने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौं म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”
27 तब मानिसहरू एलीमतिर लागे। एलीममा बाह्रवटा जलस्रोत र सतरीवटा खजुरको रूखहरू थिए। यसर्थ मानिसहरूले त्यस पानीको नजिक आफ्नो छाउनी बनाए।

16

1 त्यसपछि ती मानिसहरूले एलीमबाट यात्रा शुरू गरेर एलीम र सीन बीचको सीन मरुभूमिमा आइपुगे। तिनीहरू त्यस स्थानमा मिश्र देश छोडेको दोस्रो महीनाको पन्ध्रौँ दिनमा आइपुगे।
2 इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरुभूमिमा मोशा र हासनको विरुद्ध गुनासो गरे।
3 मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाद्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरुभूमिमा ल्यायो अब हामी भोकैले मर्ने भयौं।”
4 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूको निम्ति खाद्य आकाशबाट झारी दिन्छु। त्यो खाद्य तिमीहरूको निम्ति हुनेछ अनि प्रत्येक दिन मानिसहरू बाहिर जान्छन् र आफूलाई चाहिएको खाद्य बटुलेर ल्याउँछन्। मैले मानिसहरूलाई भनेको कुरो गछन् अथवा गर्दैनन् त्यो बुझ्नको निम्ति म त्यसो गर्छु।
5 छैटौँ दिनमा जब मानिसहरूले तिनीहरूको भोजन तयार गछन्, तिनीहरूले दुई दिनको निम्ति प्रशस्त पुग्ने भोजन तयार गर्नु पर्छ।”
6 तब मोशा र हासनले सारा इस्राएलीहरूलाई भने, “साँझ सम्ममा तिमीहरूले जान्ने छौ परमप्रभुले नै तिमीहरूलाई मिश्र बाहिर ल्याउनु भएको हो।
7 तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसंग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउने छौं।”
8 अनि मोशाले भने, “तिमीहरूले गन-गन गरिरहेका छौ र परमप्रभुले पनि तिमीहरूको गुनासो सुन्नु भएको छ। यसर्थ आज राती परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ अनि बिहान तिमीहरूको आवश्यकता अनुसार रोटी दिनु हुनेछ। तिमीहरूले हासन, र मलाई गन-गन गरिरहेका छौ। हनु सक्छ अब हामीले केही आराम पाउने छौं। यति बृद्ध तिमीहरू हासन, र मेरो विरुद्धमा होईन तर परमप्रभुको विरुद्धमा गन-गन गरिरहेका छौ।”
9 तब मोशाले हासनलाई भने, “इस्राएली मानिसहरूसंग कुरा गर अनि तिनीहरूलाई भन, ‘परमप्रभुहरूको साँच्चै आऊ किनभने उहाँले तिमीहरूको गुनासो सुन्नु भएकोछ।’ ”
10 हासन इस्राएलका मानिसहरूसंग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हासन कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरुभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे।
11 परमप्रभुले मोशालाई भन्नुभयो,
12 “मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेस्वर हुँ।’ ”

- 13 त्यस रात बट्टाई चराहरू छाउनी वरिपरि आए। बिहान त्यहाँतिर सबै छाउनी वरिपरि शीत परेको थियो।
 14 जब शीत सुक्यो भुईँमा पातलो तुसाराको पलाक जस्तो थियो।
 15 इस्राएलीहरूले यी सबै देखेर एक अर्कामा सोधे, “यो के हो?”* तिनीहरूले सोधे किनभने तिनीहरूलाई थाहा थिएन यो के थियो। तब मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनु भएको भोजन हो।
 16 परमप्रभु भन्नु हुन्छ, ‘प्रत्येक मानिसले उसलाई आवश्यक परे जति भोजन जम्मा गर्नु पर्छ, तिमीहरू प्रत्येकले परिवारको एक मानिसको निम्ति एक-एक ओमेरा खाध्य जम्मा गर्नु पर्छ।’”
 17 तब इस्राएली मानिसहरूले यसै गरे। प्रत्येक मानिसले खाध्य बटुले अनि कतिपय मानिसहरूले अरूले भन्दा वेशी खाध्य कुरा बटुले।
 18 खाध्य ओजन गर्दा प्रत्येकले वेशी बटुल्ने को थियो पाइयो। तर त्यहाँ प्रशस्त चाहि थिएन। तिमीहरूमध्ये प्रत्येकले आफू र आफ्नो पारिवारलाई खानु पुग्ने भन्दा बढी बटुलेको थिएन।
 19 मोशाले तिनीहरूलाई भने, “अर्को दिनको निम्ति खाध्य नजोगाऊ।”
 20 तर केही मानिसहरूले मोशाले कुरा सुनेन। ती मानिसहरूले भोलिपल्टको निम्ति पनि खाध्य जोगाए तर खानामा किरा पर्‍यो र गनाउन थाल्यो। यसकारण त्यसो गर्ने मानिसहरूसंग रिसाए।
 21 प्रत्येक दिन बिहान मानिसहरूले आफूलाई चाहिए जति भोजन बटुले। तर जब दिन तातिन्थ्यो हराउँथ्यो।
 22 छैटौँ दिनचाहि मानिसहरूले दुइ गुणा बढी ओमेर खाध्य बटुले तिनीहरूले प्रत्येकका लागि दुई डाला बटुले। यसर्थ अगुवाहरू आए र मोशालाई यो सबै बताए।
 23 मोशाले तिनीहरूलाई भने, “परमप्रभुले भन्नु भएको जस्तै नै भयो। यसो भयो कारण भोलि परमप्रभुको सम्मानमा मनाइने विश्रामको दिन हो। तिमीहरूलाई जति आवश्यक पर्छ आज त्यति खाध्य पकाउन सक्छौ तर भोलि बिहानको निम्ति यस खाध्यको रहल राख।”
 24 तब मोशाले भने झैं मानिसहरूले अर्को दिनका निम्ति खाध्य बँचाए राखे तर त्यो खाध्यमा बिगिएन, कुनैमा किरा परेन।
 25 शनिवारको दिन मोशाले मानिसहरूलाई भने, “आज परमप्रभुलाई सम्मान गर्ने विशेष विश्रामको दिन हो। यसर्थ तिमीहरू कोही पनि बाहिर मैदानमा जाने छैनौ र हिजो बचाएको भोजन खाने छौ।
 26 तिमीहरूले हामा छः दिनको निम्ति खाध्य बटुल्नु पर्छ अनि सातौँ दिन विश्रामको दिन हो यसकारण भुईँमा केही कुनै विशेष खाद्य हुनेछैन।”
 27 केही मानिसहरू सातौँ दिनमा पनि खाद्य बटुल्नु गए तर तिनीहरूले केही पनि पाएनन्।
 28 तब परमप्रभुले मोशालाई भन्नु भयो, “कहिलेसम्म तिम्रा मानिसहरूले मेरो आज्ञाहरू र उपदेशहरू अस्वीकार गर्छन्?
 29 हेर, परमप्रभुले तिम्रालागि शनिवारलाई एउटा विश्रामको दिन बनाउनु भयो। अनि छैटौँ दिनमा परमप्रभुले तिमीहरूलाई दुइ दिनको निम्ति प्रशस्त खाद्य दिनु हुन्छ। सातौँदिनमा तिमीहरू प्रत्येकले विश्राम लेऊ। तिमीहरू जहाँ छौ त्यही बस।”
 30 यसर्थ मानिसहरूले सातौँ दिनमा विश्राम गरे।
 31 इस्राएलीहरूले त्यस विशेष भोजनलाई “मन्न” e भन्न थाले। मन्न मसिनो धनियाँको बिउ जस्तो सेतो थियो अनि खोंदा मह मिसाए बनाएको पात्लो रोटी जस्तै स्वादिलो थियो।
 32 मोशाले भने, “परमप्रभुले भन्नु भयो, ‘तिमीहरूका सन्तानको निम्ति एक ओमेर खाद्य जोगाए राख। मैले तिमीहरूलाई मिश्रबाट लिएर आउँदा मरुभूमिमा दिएको खाद्य भनी तिनीहरूले हेर्न सक्छन्।’”
 33 अनि मोशाले हारुनलाई भने, “एउटा भौँडो ल्याऊ र त्यसमा एक ओमेर मन्न भरेर परमप्रभुको अधि राख। आफ्नो सन्तानको निम्ति जोगाऊ।”
 34 परमप्रभुले मोशालाई आज्ञा गरे जस्तै नै हारुनले गरे। हारुनले मन्नको भौँडा लगे अनि करार सामुने राखे।
 35 इस्राएलीहरू 40 वर्षसम्म मन्न खाँदै बसे। तिनीहरूले तबसम्म मन्न खाए जबसम्म तिनीहरू जुन भूमिमा बसु थियो त्यहाँ आई पुगेनन्। तिनीहरूले कनान प्रदेश नजिकै नपुगुञ्जेल मन्न खाए।
 36 (प्रायः एक ओमेर अर्थात एकको दशौँ भागको भाडोद्वारा तिनीहरूले मन्न जोखे।)

17

- 1 सीनोको मरुभूमिबाट सबै इस्राएली दलसँगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपीदीम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन।
 2 यसर्थ तिनीहरू मोशाले कुराको विरोधमा कुरा गर्न लागे अनि तिनीहरूले भने, “हामीलाई पिउने पानी देऊ।”
 मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित बहस गर्छौ? किन परमप्रभुको परीक्षा लिन्छौ?”
 3 तर मानिसहरू पानीको निम्ति साँढे तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरुद्ध गन-गन गरिरहे। मानिसहरूले भने, “किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा लयायो? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरुन भनी लिएर आएका हो?”
 4 अनि मोशाले परमप्रभुलाई विन्ती गरे, “म यी मानिसहरूसित के गर्न सक्छु? तिनीहरू मलाई मार्न तैयार छन्।”
 5 परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूअधि जाऊ र तिनीहरूबाट केही बृद्धप्रधानहरूलाई तिमीसँगै लैजाऊ। र आफ्नो लहरो पनि ल्याऊ। त्यो लहरो त्यही हो जुन तिमीले नील नदीमा हिकाउनमा प्रयोग गरेका थियो।
 6 म तिमीहरूको अधि हरेबामा सिने पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहरोले चट्टानलाई हिकाउन अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।”
 मोशाले त्यही गरे जुन इस्राएलका बृद्ध-प्रधानहरूले त्यो देखे।
 7 मोशाले त्यस ठाउँको नाउँ मरीबा र मरसा राखे किनभने यो त्यही ठाउँ हो जहाँ इस्राएली मानिसहरूले उनको विरोद्धमा गए अनि परमप्रभुको परीक्षा लिएका थिए। मानिसहरू जान्न चाहन्थे, परमप्रभु तिनीहरूसित हुनुहुन्छ अथवा हुन।
 8 रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाईं गरे।
 9 यसर्थ मोशाले यहोशलाई भने, “केही मानिसहरूलाई छान र भोलि अमालेकीहरूसित युद्ध गर्न जाऊ। म पर्वतमाथि बसेर तिमीलाई हेर्नेछु। म त्यहाँ परमेश्वरको लहरो पक्की रहनेछु।”
 10 यहोशले मोशाले आज्ञा पालन गरे। अर्को दिन उनी अमालेकीहरूसित युद्ध गर्न गए। त्यही समय मोशा, हारुन र हर पर्वतको टाकुरामा गए।
 11 केही समयमा जब मोशाले आफ्नो हात हावामामाथि उठाउँथे इस्राएलीहरूले युद्धमा जित्थे तर जब मोशा आफ्नो हात तल झार्थे अमालेकीहरूले जित्नु शुरु गर्थे।

* 16:15: यो के हो हिब्रू भाषामा “मन्न।” † 16:16: एक ओमेर “दुई लिटर” थियो।

12 केही समय पछि मोशाका पाखुरा थके। मोशासित भएका मानिसहरूले बस्रको निम्ति एउटा ढुङ्गा ल्याए अनि हास्रन र हरले मोशाको हात उठाए राखे। मोशाको कापट्टि हास्रन र अर्कोपट्टि हर थिए। तिनीहरूले मोशाको हातहरू घाम नअस्ताउञ्जेलसम्म माथि उठाई राखे।

13 यसरी यहोश्व र उसका मानिसहरूले अमालेकीहरूलाई यस युद्धमा पुरास्त गरे।

14 तब परमप्रभुले मोशालाई भन्नु भयो, “यस युद्ध बारे एउटा पुस्तकमा लेख अनि यहोश्वलाई भन म अमालेकीहरूलाई सम्पूर्ण रूपले ध्वंस गरिदिनेछु।”

15 तब मोशाले त्यहाँ एउटा वेदी बनाए। उनले यसको नाउँ दिए, “परमप्रभु मेरो झण्डा हो।”

16 मोशाले भने, “मैले परमप्रभुको सिंहासनतिर हात बढाएको थिएँ। यसकारण परमप्रभुले अमालेकीहरूको विरोधमा लडाईँ गर्नु भयो उहाँ यो सधैँ गर्नु हुन्छ।”

18

मोशालाई उनका ससुराबाट सल्लाह

1 मोशाका ससुरा यित्रो मिधानका पूजाहारी थिए। यित्रोले इस्राएली मानिसहरूलाई परमेश्वरले धेरै प्रकारले सघाएको सुन्नुभयो यित्रोले इस्राएली मानिसहरूलाई परमप्रभुले मिश्रबाट बाहिर ल्याएको कुरा पनि सुने।

2 यसर्थ यित्रो मोशा कहँ गए, यित्रोले मोशाकी पत्नी सिप्पोरालाई पनि सँगै ल्याए (मोशाले सिप्पोरालाई तिनको घरमा पठाएका थिए) किनभने मोशाले उसलाई घर पठाएका थिए।

3 यित्रोले मोशाका दुइ छोराहरूलाई पनि सँगै ल्याए। जेठो छोरोको नाउँ गेशोम थियो कारण जति बेला छोरो जन्मेको थियो, मोशाले भने, “म परदेशमा प्रवासी भइ रहँ।”

4 अर्को छोरोको नाउँ एलीएजर राखियो, किनभने जब ऊ जन्मियो तब मोशाले भने, “मेरो पिता-पुर्खाहरू परमेश्वरले मलाई सहायता गर्नु भयो अनि फिरऊनको तरवारबाट मलाई बचाउनु भयो।”

5 यित्रो मोशा कहँ गए जब मोशाले परमेश्वरको पर्वतमाथि मरुभूमिमा छाउनी बनाएका थिए। यित्रोसित मोशाकी पत्नी र दुइजना छोराहरू थिए।

6 यित्रोले मोशाकहाँ समाचार पठाए। यित्रोले भने, “म तिम्रा ससुरा यित्रो हुँ। म तिम्री कहँ तिम्री पत्नी र दुबै छोराहरूलाई लिएर आउँदछु।”

7 यसकारण मोशा आफ्नो ससुरालाई भेट्न गए। मोशा उसकोअधि निहुरिए अनि उसलाई चुम्बन गरे। तिनीहरूले एका-अर्काको स्वस्थको बारेमा सोधपूछ गरे। तिनीहरू मोशाको पालमा गए।

8 मोशाले यित्रोलाई प्रत्येक कुरा भने जे परमप्रभुले इस्राएलीहरूको निम्ति फिरऊन र मिश्रलाई गर्नु भएको थियो। मोशाले यित्रोलाई तिनीहरूले यात्रा गर्दा सामना गर्नु परेको स्थितिहरू पनि बताए। परमप्रभुले इस्राएलीहरूलाई संकट घडीमा कसरी बचाउनु भयो त्यो पनि मोशाले आफ्नो ससुरालाई बताए।

9 परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएका असल कुराहरू सुनेर यित्रो खुशी भए। मिश्र देशीहरूबाट इस्राएलका मानिसहरूलाई परमप्रभुले मुक्त गर्नु भएकोलागि यित्रो आनन्दित थिए।

10 यित्रोले भने,

“परमप्रभुको स्तुति होस!

उहाँले तिमीहरूलाई मिश्रका मानिसहरूबाट स्वतन्त्र गराउनु भयो।

परमप्रभुले तिमीहरूलाई फिरऊनबाट बचाउनु भयो।

11 अब म जान्दछु परमप्रभु सबै देवताहरूभन्दा महान हुनुहुन्छ।

तिनीहरूले सोचे तिनीहरू नियन्त्रणमा थिए तर परमप्रभुले के गर्नु भयो!”

12 तब यित्रोले परमेश्वरलाई बलिहरू र भेटी चढाए। तब हास्रन र इस्राएलका सबै बृद्ध-प्रधानहरू मोशाका ससुरा यित्रोसित परमेश्वरसँगै भोजन गरे।

13 अर्को दिन मोशाको मानिसहरूको न्याय गर्ने काम थियो। मानिसहरू दिनभरी नै मोशाकहाँ आए।

14 मोशाले मानिसहरूको न्याय गरेको यित्रोले देखे। उनले सोधे, “यो तिमी एकलै किन गरिरहेका छौ? तिमी एकलै न्यायधीश छौ? अनि किन दिनभरी मानिसहरू तिमीकहाँ आइरहन्छन्?”

15 तब मोशाले आफ्नो ससुरालाई भने, “मानिसहरू मकहाँ तिनीहरूका समस्याहरूप्रति परमेश्वरको निर्णय के छ त्यो सोध्न आउँछन्।

16 यदि तिनीहरूसित भन्ने कुरो छ भने तिनीहरू मकहाँ आउँछन्। कुन मानिस सही छ म निर्णय गर्छु। यसरी म मानिसहरूलाई परमेश्वरले बताउनु भएको नियम र शिक्षाहरू सिकाउँछु।”

17 तर मोशाका ससुराले उसलाई भने, “यस्तो कार्य गर्ने यो सही तरीका होइन।

18 एकलो मानिसको निम्ति यो वेशी काम हो। तिमी एकलै यी सबै कार्यहरू गर्न सक्दौ, तिमी थाक्छौ अनि मानिसहरू पनि थाक्छन्।

19 अब मेरो कुरा सुन। मलाई केही सल्लाह दिनु देऊ, अनि म प्रार्थना गर्छु परमेश्वर तिमिसँग हुनु हुनेछ। तिमीले मानिसहरूका निम्ति परमेश्वरको अर्थ बोल्नु पर्छ, अनि मानिसहरूका मुद्दाहरू सुन्नु पर्छ।

20 तिमीले परमेश्वरका नियम र विधि विधानहरू मानिसहरूलाई सिकाउनु पर्छ। नियमहरू नभत्काउने चेताउनी देऊ। मानिसहरू कसरी बाँच्नु पर्छ सिकाऊ। तिनीहरूले के गर्नु पर्छ बताऊ।

21 तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ।

“जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ।

22 यी अगुवाहरूले मानिसहरूलाई न्याय गर्छन्। यदि कतै महत्वपूर्ण मामला रहे ती शासकहरू तिमीकहाँ आउन सक्छन्। तर अन्य मामलामा तिनीहरूले नै न्याय दिऊन्। यसरी तिम्रो कार्य भारहरू हल्का हुन्छ।

23 यदि तिमीले यी कार्यहरू परमप्रभुको इच्छामा गर्छौ भने तिमी आफ्नो कार्य गर्नमा सफल हुनेछौ। अनि त्यही समयमा मानिसहरू आफ्नो समस्याहरू समाधान भएपछि घर जानु सक्छन्।”

24 यसकारण मोशाले आफ्नो ससुराले भने जस्तै गरे।

25 उनले इस्राएलीहरूबाट योग्य मानिसहरू छाने। उनले तिनीहरूलाई अरू मानिसहरूमाझ नायक बनाए। उनले मानिसहरूलाई हजार, एक सय, पचास अनि दसको समूहको शासक बनाए।

26 यी अगुवाहरूका लागि मानिसहरूको न्यायधीश थिए। मानिसहरू यी अगुवाहरू कहाँ सधैं आफ्नो कुराहरू लिएर आउँथे।

27 केही समय पछि मोशाले आफ्नो ससुरा यिन्नोलाई विदा दिए र यिन्नो फर्केर आफ्नो घर गए।

19

इसाएलसित परमेश्वरको करार पत्र

1 इस्राएलीहरू मिश्र छोडेर बसाईं सर्दा तेषो महिनामा सँनि मरुभूमिमा पुगे।

2 तिनीहरू रपीदीमबाट सँनि मरुभूमिमासम्म यात्रा गए र तिनीहरूले आफ्नो छाउनी हारेप पर्वतको नजिकै मरुभूमिमा बनाए।

3 तब मोशा परमेश्वरसित भेट गर्न पर्वतमा चढे। परमप्रभुले मोशासित कुरा गर्नु भयो अनि तिनलाई भन्नु भयो, “यी कुराहरू याकूबको दूलो परिवारलाई भन,

4 ‘तिमीहरूले देख्यौं मैले तिमीहरूलाई मिश्रबाट चील झै ल्याएँ।

5 यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्थौं भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौं। सम्पूर्ण संसार मेरो हो।

6 तिमीहरू मेरो लागि पूजाहारीहरूको एउटा विशेष राष्ट्र हुनेछौं।’ मोशा मैले तिमीलाई भनेका कुरा कुराहरू इस्राएली मानिसहरूलाई अवश्यै भन्नुपर्छ।”

7 मोशा पर्वतबाट तल आए अनि मानिसका अगुवाहरूलाई बोलाए। मोशाले सबै कुरा तिनीहरूलाई भने जुन परमप्रभुले उनलाई आज्ञा दिनुभएको थियो।

8 सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।”

त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने।

9 तब परमप्रभुले मोशालाई भन्नु भयो, “म तिमीकहाँ बाक्लो बादलको रूपमा आउनेछु। म तिमीसित बोल्नेछु। मैले तिमीसंग कुरा गरेको खबैले सुन्ने छन। म यसो गर्नेछु जसले गर्दा ती मानिसहरूले तिमीले भनेको कुरा सधैं विश्वास गर्नेछन।”

त्यसपछि मानिसहरूले भनेका सबै कुराहरू मोशाले परमेश्वरलाई भने।

10 अनि परमप्रभुले मोशालाई भन्नु भयो, “आज र भोलि तिमीले मानिसहरूलाई एक विशेष सभाको निम्ति तयारी राख्नु पर्छ। मानिसहरूले आफ्नो लुगाहरू धुनुपर्छ।

11 अनि तेषो दिन मेरो निम्ति तयार होऊ। तेषो दिन परमप्रभु सँनि पर्वतमा आउनु हुनेछ अनि सबै मानिसहरूले मलाई देखेछन।

12-13 तर तिमीले मानिसहरूलाई पर्वतदेखि पर बसु भनी भन्नु पर्छ। लाईन लगाऊ ताकि मानिसहरूले लाईन पार नगरुन्। यदि कुनै मानिस अथवा पशुले पर्वत स्पर्श गरे त्यो मारिनु पर्छ। त्यसलाई ढुङ्गाले हिकोए अथवा कौडले हानेर मारु पर्छ। तर त्यसलाई कुसैले नछोओस। तरही नबज्जुजेल मानिस पछि रहनुपर्छ तब मात्र मानिसहरूमाथि पर्वतमा जान सक्छन।”

14 यसर्थ मोशा पर्वतबाट तल झरे अनि मानिसहरू भएको ठाउँमा गए। तिनले मानिसहरूलाई विशेष सभाको निम्ति तयार पारे अनि तिनीहरूले आ-आफ्नो लुगा धोए।

15 तब मोशाले मानिसहरूलाई भने, “तीन दिनपछि परमेश्वरसित हुने सभाको निम्ति तयार बस। त्यस समयसम्म पुरुषहरूले झीहरूलाई छुनु हुँदैन।”

16 तेषो दिन बिहान बाक्लो बादल पर्वतमा झर्यो। त्यहाँ बिजुलीको चमक देखियो आकाशको गर्जनको साथै तुरहीको एकदमै चर्को आवाज सुनियो। छाउनीमा भएका मानिसहरू डराए।

17 तब मोशाले मानिसहरूलाई परमेश्वरसंग भेट गर्न अगुवाई गरे। तिनीहरू पर्वतको फेदिमा नै उभिए।

18 सँनि पर्वत धुवाँले ढाकिएको थियो। पर्वतमाथि निस्केको धुवाँ भट्टीदेखि निस्केको जस्तै थियो। यस्तो भयो किनभने परमप्रभु पर्वतमा आगोमा आउनु भयो। सम्पूर्ण पर्वत पनि जोरसित हल्लियो।

19 तुरहीको आवाज झन्-झन् चर्को हुँदै गयो। प्रत्येक पल्ट मोशाले परमेश्वरसित बोले परमेश्वरले उसलाई गर्जन जस्तो आवाजमा उत्तर दिनु भयो।

20 अनि परमप्रभु सँनि पर्वतमा ओर्लिनु भयो। परमप्रभु स्वर्गाबाट पर्वतको टाकुरामा आउनु भयो। तब उहाँले मोशालाई पर्वतको टाकुरामाथि बोलाउनु भयो अनि मोशा पर्वतमाथि गए।

21 परमप्रभुले मोशालाई भन्नु भयो, “तल झर अनि मानिसहरूलाई मेरो नजिक नआउन र मलाई नहेर्ने चेताउनी देऊ। यदि तिनीहरूले त्यसो गरे धेरै जना मर्नेछन।

22 पूजाहारीहरूलाई यो पनि भन जो परमप्रभुको सामुने आउँछन् तिनीहरूले आफैँलाई पवित्र बनाउनु पर्छ। तिनीहरूले त्यसो गर्दैनन् भने तब म तिनीहरूलाई दण्ड दिनेछु।”

23 मोशाले परमप्रभुलाई भने, “तर मानिसहरू सँनि पर्वतमाथि आउन सक्नेनन्। तपाईं आफैँले हामीलाई पवित्र भूमिमा धर्का कोर्नु अनि मानिसहरूलाई नाघ्न नदिनु भननु भयो।”

24 परमप्रभुले उसलाई भन्नु भयो, “मानिसहरू कहाँ जाऊ, हास्रनलाई भेट अनि आफूसँगै मकहाँ लिएर आऊ, तर पूजाहारी र मानिसहरूलाई मेरो नजिक आउन नदेऊ। यदि तिनीहरू नजिक आए म तिनीहरूलाई दण्ड दिनसक्छु।”

25 यसर्थ मोशा तल मानिसहरू भएकोहाँ गए र तिनीहरूलाई यी सब कुराहरू बताए।

20

दश आज्ञाहरू

1 तब परमप्रभुले भन्नुभयो,

2 “म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ जहाँ तिमीहरू कमारा-कमारीहरू थियो।

3 “तिमीहरूले मबाहेक अरु कुनै देवता पूज्नु हुँदैन।

4 “तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ।

5 कुनै निम्न प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरु देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कुसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठहान्नेछु।

6 तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ।

7 “तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरुपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरुपयोग गर्छन् तिमीहरूलाई बाँचन दिनु हुँदैन।

8 “विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सहै ध्यानमा राख।

9 हप्तामा छ दिन आफ्नो काम गर।

10 तर सातौं दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्रामको दिन हो। यसर्थ त्यो दिन कसैले पनि काम गर्नु हुँदैन तिमीहरूका कमारा-कमारीहरू, छोरा-छोरीहरू अनि तिमीहरूका पशुहरू तथा तिमीहरूका शहरहरूमा भएका विदेशीहरूले पनि काम गर्नु हुँदैन।

11 किन? किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।

12 “तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्न पर्छ। यसो गर्थो भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँचन सक्नेछौ।

13 “तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।

14 “तिमीले व्यभिचार गर्नु हुँदैन।

15 “तिमीले कुनै चीज चोरी गर्नु हुँदैन।

16 “तिमीले अरूको विषयमा झटो गवाही दिनु हुँदैन।

17 “तिमीहरूले छिमेकीहरूका घर, पत्नी, पुरुष अनि स्त्री, कमारा, कमारीहरू अथवा तिनीहरूको केही चीजहरूको चाहना गर्नु हुँदैन”

मानिसहरू परमेश्वरसित डराउँछन्

18 यस समयमा मानिसहरूले बेसीमा गर्जनहरू सुने अनि पहाडमा आगो देखे। तिनीहरूले तुरहीको आवाज सुने। तिनीहरूले पर्वतबाट धुवौं निस्केको देखे। मानिसहरू डराए र डरले कामे। तिनीहरू पर्वतदेखि धेरै टाढा उभिएर हेरे।

19 तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसंग कुरा नगर्ना। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।”

20 तब मोशाले मानिसहरूलाई भने, “नडराऊ, परमेश्वर तिमीहरूलाई बाँचन आउनु भएकोछ। उहाँ चाहनु हुन्छ तिमीहरूले उहाँको डर मान्नु पर्छ। जसले गर्दा तिमीहरूले पाप गर्ने छैनौं।”

21 जब मोशा कालो बादलभित्र गए जहाँ परमेश्वर हुनु हुन्थ्यो मानिसहरू पर्वतदेखि टाढै उभिए।

22 तब परमप्रभुले इष्ट्राएली मानिसहरूलाई यी कुराहरू भन्नु भनी मोशालाई भन्नु भयो, “स्वर्गबाट मैले तिमीसित कुरा गरेको तिम्रा मानिसहरूले देखे।

23 यसकारण म संग-संगै पुज्जको निम्ति चाँदी अथवा सुनको मूर्तिहरू नबनाऊ।

24 “मेरो निम्ति एउटा विशेष वेदी बनाऊ। त्यो वेदी बनाउन माटो प्रयोग गर। यो वेदीमा बलिको रूपमा होमबलि अथवा मेलबलि चढाऊ र त्यसको निम्ति आफ्नो भेडा, गाई तथा बाख्राहरूको उपयोग गर। यो काम तिमीहरूले प्रत्येक ठाउँमा गर जहाँ म तिमीहरूलाई मेरो सम्झना गर भन्छु। तब म आउँछु अनि तिमीहरूलाई आशीर्वाद दिन्छु।

25 यदि ढुङ्गाको वेदी बनायो भने फलामको हतियारले काटेको ढुङ्गाहरू नलगाऊ। तिमीहरूको धातुका हतियारले गर्दा वेदी अपवित्र हुन्छ।

26 वेदीसम्म पुग्ने सिंढीहरू नबनाऊ। वेदीसम्म जाने सिंढी बनाएर नउक्लनु किनभने त्यसो गर्दा त्यसमाथि तिमीहरूको नगमा देखिनेछन्। तिमीहरूको शरीर लगाभित्र तलबाट देखिनेछ।”

21

अरू नियम अनि आज्ञाहरू

1 त्यसपछि परमेश्वरले मोशालाई भन्नुभयो, “तिमीले मानिसहरूलाई दिनु पर्ने अन्य नियमहरू यिनै हुन्;

2 “यदि तिमीहरूले हिब्रू कमारा-कमारी किन्थो भने त्यसले तिमीहरूको छ वर्षसम्म मात्र सेवा गर्नेछन्। छ: वर्षपछि ती स्वतन्त्र हुनेछन्। ती कमाराले तिमीलाई केही पनि तिर्नु पर्नेछैन।

3 यदि त्यो मानिस, तिम्रो कमारा हुनअधि विवाह नगरेको भए पत्नी बिने स्वतन्त्र हुनेछ। तर यदि त्यो मानिस कमारा हुनुअधि नै विवाह गरेको भए उसले आफू स्वतन्त्र हुँदा पत्नीलाई पनि साथै लिएर जानेछ।

4 यदि कमारा अविवाहित छ भने उसको मालिकले उसलाई विवाह गराई दिन सक्नेछ। अनि त्यसरी विवाह भएपछि त्यसकी पत्नीबाट छोरा-छोरी जन्मे त्यसकी पत्नी तथा छोरा-छोरीहरू मालिकका हुन्छन्। त्यस कमाराले आफ्नो सेवा काल पूरा गरी आफू मात्र स्वतन्त्र भएर जानेछ।

5 “तर कमाराले भन्न सक्छ, ‘म आफ्नो मालिकलाई प्रेम गर्छु। म आफ्नी पत्नी र नानीहरूलाई पनि प्रेम गर्छु। यसकारण म स्वतन्त्र हुन मन पार्उँदिन।’

6 यदि यस्तो परिस्थिति भए त्यस मालिकले उसलाई न्यायकर्ता अघि ल्याएर ढोका अथवा ढोकाको चौकटमा उभ्याउने छ र मालिकले कुनै सियोले उसको कान छेडी दिनेछ। त्यसो गरे पछि त्यो कमारा मालिकको सेवामा जीवन भरी रहनेछ।

7 “कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेचन चाहन्छ भने कमारा स्वतन्त्र हुने नियम उसलाई लागू हुँदैन।

8 यदि मालिकले विवाह गर्ने योजनामा कमारी किन्छ तर उसित खूशी हुँदैन भने उसको बाबुलाई त्यो कमारी केटी किन्न दिनुपर्छ। त्यो मालिकले अरूलाई बेचन हुँदैन किनभने उसले त्यस कमारीलाई धोका दिएको छ।

9 यदि त्यस मालिकले आफ्नी कमारी छोरोसित विवाह गरिदिने वचन दिए उसले त्यस केटीलाई कमारीलाई जस्तो व्यवहार गर्नु हुँदैन तर आफ्नो छोरीलाई जस्तो व्यवहार गर्नुपर्छ।

10 “यदि मालिकले अर्की आइमाई विवाह गरे उसले पहिलेकी पत्नीलाई कम्ती खाना र कम्ती लगा-फाटा दिनु हुँदैन। उसले उसको पहिलो पत्नीलाई लगातार दाम्पत्य अधिकार अवश्यै दिनुपर्छ।

11 मालिकले त्यस आइमाईको निम्ति यी तीन प्रकारको कार्यहरू गर्ने पर्छ। यदि उसले त्यसो नगरे त्यो आइमाईले स्वतन्त्रता पाउनु पर्छ अनि आफ्नो स्वतन्त्रताको निम्ति केही तिर्नु पर्दैन।

12 “यदि त्यस मानिसले कसैलाई हिर्काएर माछ भन्ने त्यो मानिस पनि मारिनु पर्छ।

13 तर यदि कुनै घटना घट्छ र कुनै मानिसले कसैलाई योजना बिने माछ भन्ने, परमेश्वरको इच्छा अनुसार त्यस्तो भएको हो। म यस्तो जग्गा रोक्छु जहाँ मानिसहरू आफ्नो सुराक्षाको निम्ति भागेर जान सक्छन्। मानिसहरू, त्यस ठाउँमा गएर आफ्नो ज्यान जोगाउन सक्छन्।

- 14 तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्ने पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।
- 15 “कुनै मानिसले आफ्नो बाबु अथवा आमालाई चोट पुर्याउँछ भने त्यस मानिसलाई मार्ने पर्छ।
- 16 “यदि कुनै मानिसले कसैलाई कमारा बनाई बेचन अथवा आफ्नै कमारा बनाउन चोरी गर्छ भने त्यस मानिसलाई मार्ने पर्छ।
- 17 “यदि कुनै मानिसले आफ्नो आमा-बाबुलाई सराच्छ भने त्यसलाई मार्ने पर्छ।
- 18 “मानिलेऊ त्यहाँ दुइजना मानिसहरू झगडा गरिरहेका छन्, अनि एउटाले अर्कोलाई मुड्की र ढुङ्गाले हिकार्यो। अथवा त्यो चोट लागेको मानिस मरेन, तर ओछ्यान लाग्यो।
- 19 यदि चोट लागेको मानिस उठेर लहुरोको भरमा यता उता हिंडछ भने हिकार्योले चोट लाग्ने मानिसलाई क्षतिपूर्ति दिनुपर्छ अनि स्वस्थ हुने समयसम्म सहायता गर्नुपर्छ।
- 20 “कोही मालिकले आफ्नो कमारा-कमारीलाई लठीले कुट्छ अनि यस्तो हिकार्योले उसको मृत्यु हुन्छ भने त्यो हत्याराले सजाय पाउनेपर्छ।
- 21 तर यदि कमारा-कमारी मरेन अनि एकदुइ दिनमा राम्रो भई हाल्यो भने हिकार्योले मानिसलाई सजाय हुँदैन। किन? किनभने कमारा-कमारीको निम्ति उसले दाम तिरको छ र कमारा कसारी उसका सम्पत्ति हुन।
- 22 “दुइ जना मानिस झगडा गर्न सक्छन् अनि यसरी झगडा गर्दा तिनीहरूले कुनै गर्भवती स्त्रीलाई चोट पुग्न सक्छ। यसरी चोट लागेकाले त्यस गर्भवती स्त्रीले समय नपुगी त्छ्छो भने। यदि त्यो स्त्रीलाई अन्य कतै चोट नलागे त्यो दोषी मानिसले दण्ड तिर्नु पर्छ। त्यस स्त्रीको पतिले दण्डको रकम तोक्नेछ। न्यायकर्ताहरूले त्यस मानिसलाई डाँडको रकम तय गर्नु मद्दत गर्नेछन्।
- 23 तर यदि त्यस स्त्रीलाई गहिरो चोट लागे, जसले चोट पुर्याउँछ उसले सजाय भोग्नु पर्नेछ। एउटा जीवनको सट्टामा अर्को जीवन लेऊ।
- 24 तिमीले आँखाको सट्टामा आँखा, दाँतको सट्टामा दाँत, हातको सट्टामा हात, खुट्टामा खुट्टा।
- 25 डामको ठाउँमा डाम, खोप्रेको सट्टामा खोप्रे नै अनि चोटको ठाउँमा चोट नै लिनु पर्छ।
- 26 “यदि कसैले आफ्नो कमाराको आँखो फुटाउँछ र ऊ आन्धो हुन्छ भने त्यो कमारा केही नतिरी स्वतन्त्र हुन सक्छ। उसको आँखो नै उसले पाउने स्वतन्त्रता दाम हुन्छ। कमारा-कमारी दुवैको निम्ति एउटै नियम लागू हुन्छ।
- 27 यदि कुनै मालिकले कमारालाई मुखमा हिकार्यो दाँत फुकाली दिन्छ भने त्यस कमाराले कुनै पैसा नतिरी त्यो स्वतन्त्र भएर जान सक्छ। उसको दाँत नै उसले तिर्नु पर्ने दाम हुन्छ। यस्तो परिस्थितिमा पनि कमारा तथा कमारीको निम्ति त्यही नियम लागू हुन्छ।
- 28 “यदि कसैको गोस्ले कुनै पुरुष अथवा स्त्रीहरूलाई मार्छ भने त्यस गोस्लाई पनि ढुङ्गाले हिकार्यो मारनु पर्छ। तिमीहरूले त्यो गोस्को मासु खानु हुँदैन तर त्यस गोस्को मालिक निर्दोष हुन्छ।
- 29 त्यस गोस्ले पहिले कसैलाई हानेको थियो अनि त्यसको मालिकलाई चेताउनी दिइएको थियो तर उसले गोस्लाई बाँधेन। तब तिमीले गोस् र त्यसको मालिकलाई ढुङ्गाले हिकार्यो मारनु पर्छ।
- 30 तर यदि गोस्ले हानेर मारिएको मानिसको परिवारले क्षतिपूर्ति लिन्छ भने त्यो गोस्को मालिकलाई मारु हुँदैन। तर उसले क्षतिपूर्ति अवश्यै गर्नु पर्छ।
- 31 “कुनै मानिसको छोरा अथवा छोरी त्यसरी मारिए पनि त्यही नियम लागू हुन्छ।
- 32 तर यदि गोस्ले कुनै कमारा अथवा कमारीलाई मारे गोस्को मालिकले कमारा-कमारीको मालिकलाई तीस शेकेल चाँदी तिर्नु पर्छ अनि गोस्लाई ढुङ्गाले हिकार्यो मारु पर्छ।
- 33 “कुनै मानिसले इनारको ढकनी हटाउन सक्छ अथवा मैदानमा एउटा इनार खन्न सक्छ र त्यसको ढकनी लाउँदैन अनि त्यसभित्र एउटा सँढे अथवा गधा खस्न सक्छ।
- 34 इनारको मालिकले पशुको क्षतिपूर्ति तिर्नु पर्छ। क्षतिपूर्ति तिरे पछि त्यो जाकिने पशु त्यसको सम्पत्ति हुन्छ।
- 35 “यदि कुनै मानिसको गोस्ले अर्का मानिसको गोस् मार्छ भने तिनीहरूले जिउँदो गोस्लाई बेच्नु पर्छ तब तिनीहरूले बेचेको मूल्य र मृत गोस् बाबुरी बाढनु पर्छ।
- 36 तर यदि कुनै मानिसको गोस्ले अरु पशुहरूलाई हान्छ भने यसको मालिकले यसलाई नियन्त्रण गर्दैन भने उसको गोस्ले हानेको पशुको बदलामा पशु दिनु पर्छ।

22

- 1 “यदि कसैले एउटा गोस् अथवा भेडा चोरेर त्यसलाई मार्छ अथवा बेच्छ भने त्यसले त्यो गोस्को बदलामा पाँचवटा गोस् तिर्नु पर्छ अथवा भेडाको बदलामा पाँचवटा भेडाहरू तिर्नु पर्छ।
- 2 यदि चोरलाई राती चोरी गर्दा भेटाएर कसैले मारिदियो भने त्यसको मृत्युमा कोही जिम्मावारी हुँदैन।
- 3 तर घटना दिउँसो घटे त्यो मार्ने मानिसलाई हत्याराको दोष लाग्नेछ। यदि तिरो तिर्ने उसमा क्षमता छैन भने त्यो चोर दण्ड तिर्नेको निम्ति कमारा जस्तै बेचिनु पर्छ।
- 4 “तर यदि जुन पशु उसले बेच्छ अझै जिउँदै छ भने उसले तिमीलाई चोरिएको प्रत्येक पशुको सट्टामा दुइ दुइवटा पशुहरू दिनुपर्छ। त्यसमा केही फरक पर्दैन। त्यो पशु गोस्, गधा अथवा भेडा जुन सुकै होस्।
- 5 “यदि एक जना मानिस उसका पशुहरूलाई छिमेकीको जमीन अथवा दाख बारीमा चर्न दिए त्यस पशुको मालिकले हर्जना स्वल्प आफ्नो खेतको सबभन्दा राम्रो फसल अथवा दाखरस दिनुपर्छ।
- 6 “एकजना मानिसले आफ्नो खेतको काँडे पोश्राहरू जलाउन आगो लाउन सक्छ तर उसले लगाएको आगो बढे त्यसले उसको अन्न-बाली बढिरहेको खेती जल्न सक्छ। यस्तो भएको खण्डमा त्यो आगो लगाउने मानिसले उसले जलाएको चीजको जरीमाना तिर्नु पर्छ।
- 7 “कुनै मानिसले आफ्नो चीजबीज अथवा पैसा आफ्नो छिमेकीको राख्न सक्छ। तर यदि ती चीजहरू तथा पैसा छिमेकीको घरबाट चोरी भए उसले के गर्नु पर्छ? यदि चोर पक्राउ परे, उसले चोरको भन्दा दुइ गुणा ज्यादा तिर्नु पर्छ।
- 8 तर यदि तिमीले चोरलाई पक्रन सकेनौं घर मालिक न्यायकर्ताको सम्मुख जानु पर्छ अनि त्यही मानिसले चोरको हो होइन न्यायकर्ताले निर्णय लिनु हुनेछ।
- 9 “यदि दुइ जना मानिसमा तिनीहरूका सँढे, गधा, भेडा लगा अथवा केही चीजहरू हराएकोमा झगडा भए, तिनीहरूले के गर्नु पर्छ? एकजनाले भन्नेछ, ‘यो मेरो हो,’ ती दुवै मानिस न्यायकर्तासम्म पुग्नु पर्छ अनि न्यायकर्ताले तिनीहरूबीच को दोषी हो निर्णय गर्नु हुनेछ। त्यो मानिस जसलाई न्यायकर्ताले यही दोषी हो भनी निर्णय भएमा उसले त्यस चीजले मूल्य दोबर तिर्नु पर्नेछ।

10 “कुनै एकजना मानिसले आफ्नो गधा, गोरु, भेडा अथवा अरु कुनै पशु केही समयको निम्ति आफ्नो छिमेकीलाई हेरचाह गर्न भनी छोडन सक्छ। तर यदि त्यो पशु चोरियो अथवा त्यसलाई चोट लाग्यो अथवा मर्यो अनि कसैले त्यस्तो कसरी भयो देखेन, तिमीहरूले के गर्नु पर्छ?”

11 त्यो उसले चोरको होइन भनी छिमेकीले स्पष्टीकरण दिनु पर्छ। यदि उसको कुरो साँचो हो भने उसले त्यो पशु मैले चोरको होइन भनी परमप्रभु अघि कसम खानु पर्छ, त्यस पशुको मालिकले आफ्नो छिमेकीलाई कसम खवाउनु पर्छ। अनि त्यो छिमेकीले त्यस नोक्सानको निम्ति मालिकलाई केही तिर्नु पर्दैन।

12 तर यदि त्यो पशु छिमेकीले चोरको भए उसले पशुको मालिकलाई जर्मीमाना दिनुपर्छ।

13 यदि आफ्नो छिमेकीको पशुलाई जंगली जनावरले मारेको हो भने उसले प्रमाणको निम्ति पशुको शरीर ल्याउनु पर्छ। त्यसरी मारिएको पशुको निम्ति मालिकलाई छिमेकीले केही तिर्नु पर्दैन।

14 “एकजना मानिसले उसको छिमेकीबाट एउटा पशु पैचो लियो अनि मालिक नहुँदा पशुलाई चोट लाग्यो अथवा मर्यो भने, पैचो लिने मानिसले अवश्यै पशु साट्नु पर्छ।

15 तर यदि त्यो मालिक त्यही पशुसित भए उसको छिमेकीले जर्मीमाना दिनु पर्दैन। अथवा, त्यस छिमेकीले आफूले काम गराउन भनी त्यो पशु ज्यालामा ल्याएको हो। तर त्यो मर्यो अथवा त्यसलाई चोट लागे उसले केही क्षतिपूर्ति तिर्नु पर्दैन। उसले कामको निम्ति दिएको ज्याला नै त्यो नोक्सानको निम्ति प्रशस्त हुन्छ।

16 “यदि एकजना मानिसले बागदान नभएकी कन्या केटीलाई प्रलोभनमा पाछै र त्यससित सृच्छ भने उसले त्यो केटीलाई विवाह गर्न पर्छ। अनि उसले त्यो केटीको बाबुलाई सम्पूर्ण दाइजो दिनु पर्नेछ।

17 यदि त्यो केटीको बाबुले त्यस केटीलाई उसित विवाह गर्न नदिए पनि त्यस मानिसले बाबु चाँहिलाई पूरा धन दिनु पर्नेछ।

18 “तिमीहरूले आइमाईलाई तंत्र मंत्र गर्न दिनु हुँदैन। यदि उसले मंत्र-तंत्र गर्छ तब उसलाई मार्नु पर्छ।

19 “यदि कुनै मानिसले पशुसित सम्भोग गर्छ भने त्यस मानिसलाई मार्नु पर्छ।

20 “यदि कुनै मानिसले कुनै अर्कै देवतालाई बलि चढाउँछ भने तब त्यस मानिसलाई सर्वनाश पार्नु पर्छ।

21 “सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियो, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठगु अथवा नोक्सान पुर्याउनु हुँदैन।

22 “जुन झूठी लोभे छैन अथवा जुन केटा-केटीहरूको आमा-बाबु छैनन तिनीहरूको निम्ति कुनै कुभलो गर्नु हुँदैन।

23 यदि कसैले विधवाहरू अथवा टुहुरा-टुहुरीहरूलाई हानि गर्छ तब मलाई यो थाह हुनेछ अनि तिमीहरूको कष्ट म सुन्नेछु।

24 अनि म तिमीहरूसित रिसाउनेछु अनि तिमीहरूलाई तरवारले मार्नेछु। तब तिमीहरूका पद्रीहरू विधवा र नारीहरू टुहुरा-टुहुरी हुनेछन।

25 “यदि मेरा मानिसहरूमा कोही गरीब छ र तिमीहरू उसलाई ऋण दिन्छौ भने तिमीले उसलाई पैसाका लागि ब्याज लिनु हुँदैन अनि तिमीले उसलाई ऋण फर्काउन जोर दिनु हुँदैन।

26 कुनै मानिसले ऋण लिँदा आफ्नो कोट बन्धक राख्न सक्छ। तर तिमीले त्यो कोट सूर्यास्त हुनअघि नै फर्काउनु पर्छ

27 किनभने त्यो मानिसको आफ्नो शरीर ढाक्ने लुगा केही हुँदैन र राती जाडोले सुत्न सक्नेन। अनि यदि त्यस मानिसले मलाई पुकारे म उसको पुकार सुन्नेछु। म उसको पुकार सुन्छु कारण म दयालु छु।

28 “तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सराप्नु हुँदैन।

29 “बाली उठाउने समयमा तिमीहरूले आफ्नो खेतबारीको पहिलो फसल र दाखरस मलाई चढाउन पर्छ। यसो गर्नाम डिलो नगर्नु।

“तिमीहरूका जेठा छोरा मलाई चढाऊ।

30 तिमीहरूले पशुहरूको पहिला जन्मेको बाछो र पाठो मलाई चढाऊ। बाछा अनि पाठो आफ्नो माऊसंग सात दिनसम्म बस्न, अनि त्यसलाई आठौँ दिनमा मलाई चढाऊ।

31 “तिमीहरू विशेष मानिसहरू हो। यसर्थ जंगली जनावरले मारेको पशुको मासु खानु हुँदैन। त्यो कुकुरले खाओस।

23

1 “कसैको विरोधमा झटो नबोला। यदि तिमी अदालतमा साक्षी छौ भने झटो बोलेर दुष्ट मानिसहरूलाई सधाउनमा सहमत नहोऊ।

2 “गलती कर्म गर्ने मानिसहरूको समूहमा सामेल नहोऊ। यदि तिमीहरूले अदालतमा साक्षी दिनु परे बहुसंख्यकको पक्षमा नलाग।

3 “सुद्धा मामला लागेको मानिसहरूलाई गरीब भए पनि सहयोग नगर।

4 “यदि तिमीले तिम्नो शत्रुको हराएको गोरु अथवा गधा भेटायौ भने उसको पशु उसलाई नै फर्काई देऊ।

5 “यदि तिमीले देख्यौ तिम्नो शत्रुको गधा गडौँ भारीको कारणले लड्यो तिमीले त्यसलाई उठाएर सहायता गर्नुपर्छ।

6 “गरीब मानिससित न्यायालयमा अन्याय नगर।

7 “कसैलाई झटो दोष नलागाऊ। एउटा निर्दोष मानिसको हत्या नगर जसले अन्याय गरेको छ त्यसलाई म निर्दोष मान्दिन।

8 “घूस स्वीकार नगर, घसले न्यायलाई अन्धा बनाउन सक्छ अनि निर्दोष मानिसको अधिकारलाई अस्वीकार गर्छ।

9 “विदेशी नागरिकहरूमाथि कहिले पनि अत्याचार नगर। एक समयमा तिमीहरू पनि मिश्र देशमा विदेशी थियो यसकारण तिमीहरू जान्दछौ एउटा विदेशी कस्तो हुन्छ।

विशेष छुट्टीहरू

10 “छ वर्षसम्म आफ्नो जमीनमा बीउ छर, फसल काट।

11 तर सातौँ वर्षमा त्यो जमीन उपयोग नगर। त्यस जमीनमा कुनै बिस्वा नरोप, तर यदि त्यहाँ केही चीजहरू आफै उब्जन्छ भने गरीबहरूलाई खान देऊ। अनि छोडिएको अन्नहरू जनावरहरूलाई खान देऊ। तिम्नो दाखको बगैँचा र भद्राक्षको रूखहरूमाथि पनि त्यसरी नै व्यवहार गर।

12 “छ दिनसम्म काम गर सातौँ दिन विश्रामको दिन हो। यसो गर्दा तिमीहरूका गोरुहरू गधाहरू, कमार-कमारीहरू अनि विदेशीहरूले पनि विश्राम गर्ने समय पाउँन।

13 “मैले भनेका सबै काम गर्न निश्चित होऊ। अरु देवताहरूको पूजा नगर। तिमीले तिनीहरूको गाउँ पनि उच्चारण नगर।

14 “प्रत्येक वर्षको तीन पल्ट तिमीहरूले मेरो निम्ति विशेष चाड आयोजना गर्नु पर्छ।

15 जब तिमीहरूले अखम्मिरे रोटीको चाड मनाउँछौ तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नु पर्छ। त्यस समयमा तिमीहरूले अखम्मिरे रोटी खानेछौ। यो सात दिनसम्म यस्तै चलिरहन्छ। तिमीहरूले यसो अबीब महीनामा* गर्नेछौ किनभने त्यही समयमा जब तिमीहरू मिश्रबाट निस्केर आएका थियो। त्यो समयमा तिमीहरूले मेरो निम्ति एउटा भेटी ल्याउनु नै पर्छ।

* 23:15: अबीब महीना अथवा “निशान” महिना। यो वसन्त ऋतु आश्विन मार्च, अप्रैल मा पर्ने इस्राएलीहरूको पहिलो महीना।

- 16 “जब प्रत्येक वर्ष तिमीहरूले लगाएको बालीको प्रथम फलहरू उठाउनु शुरू गर्छौं।
 “तिमीहरूले अन्न भित्र्याउने चाड मनाउनु पर्छ अनि वर्षको अन्तमा जब बालीको अन्तिम फल उठाउछौं त्यस समय छाप्रोवासको चाड मनाउनु पर्छ।
 17 “यसर्थ एक वर्ष भित्र सबै मानिसहरूले परमप्रभु तिमीहरूका मालिक कहौं तीन पल्ट आउन पर्छ।
 18 “जब तिमीले पशु मोर त्यसको रगत बलि चढाउँछौं खमीर मिसाएको रोटी चढाउनु हुँदैन। अनि त्यो बलि चढाएको पशुको मासु खान्छौं भने त्यो एकै दिनमा खाई सक्नु पर्छ। अर्को दिनको निम्ति मासु नराख।
 19 “जब तिमीहरूले पहिलो बाली उठाउँछौं, तिमीहरूले उब्जाउ परमप्रभु आफ्नो परमेश्वरको घरमा ल्याउनु पर्छ।
 “तिमीहरूले पाठोको मासु खानु हुँदैन जसलाई त्यसकै माउको दूधमा उमालिन्छ।”

परमेश्वरले इस्राएललाई आफ्नो जमीन लिनमा सहायता गर्नु हुन्छ

- 20 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई एकजना स्वर्गदूत पठाउँदछु। त्यस स्वर्गदूतले तिमीहरूलाई मैले तयार पारेको ठाउँमा पुग्नामा मद्दत गर्नेछ।
 21 त्यस स्वर्गदूतले भनेको मान र उसलाई पछ्याऊ। त्यसको विरोध नगर। त्यस स्वर्गदूतले तिमीहरूले गरेको कुनै प्रकारको भूल काम क्षमा गर्ने छैन। मेरो शक्ति उससँग छ।
 22 उसले भनेको प्रत्येक कुरा पालन गर। मैले भनेको प्रत्येक कुरा तिमीले मान्नु पर्छ। यदि तिमीहरूले यी सबै कुरा मान्दो भने, म तिमीहरूका शत्रुहरूको शत्रु हुनेछु। अनि तिमीहरूको विरोधमा हुने प्रत्येकको म विरोध गर्नेछु।
 23 “मेरो स्वर्गदूतले तिमीहरूलाई एमोरीहरू हित्ती, परिज्जी, कनानी, हिब्वी र यब्सीहरूको को विरोधमा लिएर जानेछ अनि म तिनीहरूलाई पराजित गर्नेछु।
 24 “तिमीहरूका देवताहरूलाई पूजा अथवा ढोग नगर, तिमीहरूले उनीहरूको जीवन शैली ग्रहण नगर। तिमीहरूले तिनीहरूका मूर्तिहरू अनि अ-पवित्र खाम्बाहरू चूर पारिदेऊ।
 25 तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरको आराधना गर्ने पर्छ। यदि तिमीहरूले यसो गरे म प्रशस्त रोटी र पानीको निम्ति तिमीहरूलाई आशीर्वाद दिन्छु। तिमीहरूको सम्पूर्ण रोगहरू हटाई दिनेछु।
 26 तिमीहरू कसैको पत्नीहरू बाँझी अथवा गर्भपात हुने छैन, अनि म तिमीहरूलाई लामो जीवन दिनेछु।
 27 “म तिमीहरूको अधि मेरो महाशक्ति पठाउनेछु अनि सबै राष्ट्रहरू जहाँ तिमीहरू यात्रा गर्नेछौं भयग्रस्त हुनेछन् अनि म तिनीहरूलाई परास्त पार्नलाई मद्दत गर्नेछु।
 28 म तिमीहरूको अधि दुलो संकट पठाउनेछु र यसले हिब्वी, कनानी र हित्ती मानिसहरूलाई तिमीहरूबाट टाढा भगाउनेछ।
 29 तर ती मानिसहरूलाई म तिमी भूमि एकै वर्षमा छोडन बाध्य गराउने छैन नत्र त्यो भूमि खाली हुनेछ अनि त्यहाँ जंगली जनावारहरू बढेर तिमीहरूलाई नोकसानमा पार्नेछन्।
 30 जबसम्म तिमीहरूको जनसंख्या प्रचुर मात्रमा बढेर यो भूमि भरिदैन म तिनीहरूलाई बिस्तारै निकाल्नेछु।
 31 “म तिमीहरूलाई लाल समुद्रदेखि फरात नदीसम्म सबै भूमि दिनेछु। त्यो भूमिको पश्चिम सीमाना पलिस्ती नदी भूमध्य सागर र पूर्व सीमाना अरबको मरुभूमिसम्म हुनेछ। म तिमीलाई त्यहाँका मानिसहरूलाई पराजित गर्ने अनुमति दिनेछु अनि तिमीहरूले तिनीहरूलाई त्यहाँबाट बलपूर्वक जान बाध्य गराउनेछौं।
 32 “तिमीले ती मानिसहरू अथवा तिनीहरूका देवी-देवताहरूसित कुनै करार गर्नु हुँदैन।
 33 तिनीहरूलाई तिमी भूमिमा बस्ने नदेऊ। यदि तिमीले तिनीहरूलाई त्यहाँ बस दियो भने तिनीहरूले तिमीहरूलाई जालोभारी गरी मेरो विरोधमा पाप गर्न लगाउने छन। अनि तिमीहरू तिनीहरूका देवी-देवताहरू पूजन लाग्नेछौं।”

24

परमेश्वर अनि इस्राएल तिनीहरूको करार बनाउनेछन्

- 1 परमेश्वरले मोशालाई भन्नु भयो, “तिमी, हासन्, नादाब, अबीह अनि सत्तरी इस्राएलका जना अरू बृद्धा-प्रधानहरूसित पर्वतमाथि आउनु पर्छ अनि टाढोबाट मेरो आराधना गर्नु पर्छ।
 2 तब मोशा परमप्रभु सामुने आफै आउनेछन् तर अन्य मानिसहरू परमप्रभु नजिक जाने छैनन् अनि रहल मानिसहरूले पर्वतमाथिसम्म पनि जानु हुँदैन।”
 3 मोशाले मानिसहरूलाई परमप्रभुले बताका सबै आदेश र निर्देशनहरू बताए। तब मानिसहरू भने, “परमप्रभुले भन्नु भएका सबै आदेश तथा निर्देशनहरू हामी पालन गर्नेछौं।”
 4 अनि मोशाले परमप्रभुका सबै आज्ञाहरू लेखे। अर्को बिहान मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए अनि इस्राएलीहरूको बाह्र कुल समूहहरूलाई प्रतिनिधित्व गराउनु बाह्रबटा ढुङ्गाहरू राखे।
 5 तब मोशाले केही इस्राएली युवकहरूलाई बलिहरू चढाउन पठाए। ती मानिसहरूले परमप्रभुलाई होमबलि र मेलबलिको रूपमा गोस्रहरू चढाए।
 6 मोशाले बलिको आधा रगत जोगाए कचौरामा राखे। र आधा वेदीमाथि छर्किए।
 7 मोशाले करारको पुस्तक मानिसहरूका निम्ति पढे अनि मानिसहरूले भने, “परमप्रभुले आदेश गर्नु भएको प्रत्येक चीज हामी गर्ने छौं।”
 8 तब मोशाले बलिको गोस्रको रगत भएको कचौरा लिए अनि मानिसहरूमाथि छर्के। उनले भने, “परमप्रभुले तिमीहरूसित विशेष करार गर्नु भएकोछ भनी यस रातले देखाउँछ। परमेश्वरले बनाउनु भएका नियमहरू यस करारको एउटा अंश हो।”
 9 तब मोशा, हासन्, नादाब, अबीह र 70 जना इस्राएलका बृद्धा-प्रधानहरू पर्वतमा चढे।
 10 इस्राएलीहरूले इस्राएलका परमेश्वरलाई केही चीजमाथि जो आकाश जस्तो स्वच्छ नीलम देखियो उभिरहनु भएको देखे।
 11 इस्राएलीहरूको अग्रवाहहरूले परमेश्वरलाई देखे तर उहाँले तिनीहरूलाई ध्वंस पार्नु भएन। तिनीहरू सबैले सँगै खाए अनि पिए।
 मोशा परमेश्वरको आज्ञा लिन जान्छन्
 12 परमप्रभुले, मोशालाई भन्नु भयो, “पर्वतमाथि मकहाँ आऊ। मैले मेरा शिक्षाहरू र नियमहरू ढुङ्गाको पाटीहरूमा लेखेको छु। ती पाटीहरू म तिमीलाई दिनेछु।”
 13 यसकारण मोशा र उसका सहायक यहोशू उठे अनि मोशा परमेश्वरको पर्वतमाथि चढे।

14 मोशाले बढा-प्रधानहरूलाई भने, “हामीहरू नफर्कुञ्जेल यही पर्छ। जब म जान्छु, तिमीहरूबीच कसैको झगडा भए हास्न र हर कहाँ लानु पर्छ।”

मोशा परमेश्वरसित भेट गर्छन्

15 तब मोशा पर्वतमाथि गए, र पर्वत बादलले ढाकेको थियो।

16 परमप्रभुको महिमा सनि पर्वतमा आयो। बादलले छ दिनसम्म पर्वतलाई ढाक्यो। सातौँ दिनमा परमप्रभुले मोशासंग बादलबाट कुरा गर्नु भयो।

17 परमप्रभुको महिमा इस्राएलीहरूको दृष्टिमा पर्वतमाथि जलिरहको आगो झैं प्रकट भयो।

18 तब मोशा अझै धेरै बादलभित्र गए। पर्वतमाथि मोशा चालीस दिन र चालीस रात बसे।

25

पवित्र चीजहरूको निम्ति भेटीहरू

1 परमप्रभुले मोशालाई भन्नु भयो,

2 “इस्राएलीहरूलाई मेरो निम्ति उपहारहरू ल्याउनु भन। प्रत्येक मानिसले हृदयबाट निष्पन्न गर्नु पर्छ ऊ मलाई के दिनु चाहन्छ। मेरो निम्ति उपहारहरू ग्रहण गर।

3 ती मानिसहरूबाट तिमीले ग्रहण गर्नु पर्ने उपहारको सूची यस प्रकार छन् सुन, चाँदी अनि काँसा,

4 निलो, बैजनी अनि रातो सूतीको धागो, मलमलको कपडा, बाखाको भुत्ला।

5 रातो रंगाले रंगाएको भेडाको छाला अनि नरम चर्म, बबुलको काठ।

6 बस्तिको निम्ति तेल, अभिषेक तेलको निम्ति मसला, अनि सुगन्धित धूपको लागि मसला।

7 अनि एपोद को निम्ति बहमूल्य त्रहर र न्यायको थेली।”

पवित्र पाल

8 परमेश्वरले अन्न भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन अनि म तिनीहरूमाझ बस्न सक्छु।

9 त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।

करारको सन्दक

10 “बबुल काठको एउटा सन्दक बनाऊ। यो पवित्र सन्दक दुइ हात आधा लामो अनि एक हात आधा चौडाइ र एक हात आधा उचाईको हुनुपर्छ।

11 यो सन्दकको भित्र अनि बाहिर शङ्ख सुनले मोहोर्नु पर्छ। सन्दकको बाहिर वरिपरि सुनको घेरा बनाउनु पर्छ।

12 सुनको चारवटा मुन्दीहरू बनाऊ अनि सन्दकको प्रत्येक सुरमा दुइ दुइवटा मुन्दीहरू लगाइदेऊ।

13 बबुल काठको डण्डाहरू बनाऊ अनि तिनीहरूलाई सुनले मोहोरी देऊ।

14 सन्दकको दुवैतिरको मुन्दीहरूमा डण्डा हाल अनि यिनको सहायताले त्यसलाई बोका।

15 ती मुन्दीहरूबाट डण्डा बाहिर ननिकाल ती डण्डाहरूलाई मुन्दीमा नै रहन देऊ।

16 “मैले दिँदै गरेको करार त्यस सन्दकभित्र राख।

17 त्यसपछि दुइ हात आधा लामो अनि एक हात आधा चौडाईको शङ्ख सुनको एउटा ढकनी बनाऊ।

18 “अनि मातलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ।

19 एउटा करूब एक छेउमा अनि अर्कोलाई अर्को छेउमा राख। अनि ढकनी र दूतहरू यस्तो यस प्रकारले जोडनु पर्छ तिनीहरू एउटै टुकाले बनिएको जस्तो होस।

20 करूब दूतहरू एक अर्कोपट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पछेटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।

21 “म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दक भित्र ढकनी लगाए राख्नु पर्छ।

22 जब म तिमीलाई भेट्छु, करारको सन्दकमाथि राखिएको करूब स्वर्गदूत बीचबाट तिमीसित कुरा गर्नेछु। त्यही स्थानबाट इस्राएली मानिसहरूलाई म आफ्नो आज्ञाहरू दिनेछु।

टेबल

23 “दुइ हात आधा लामाई, एक हात आधा चौडाइ, र एक हात आधा उचाइ भएको एउटा बबुल काठको टेबल बनाऊ।

24 टेबललाई शङ्ख सुनले मोहोर अनि चारैतिर सुनको बिट लगाएर सुसज्जित गर।

25 तब चार औलो फराकिलो घेरा बनाऊ र त्यसको वरिपरि सुनको घेरा लगाऊ।

26 त्यसपछि चारवटा सुनको ढुण्डलहरू बनाएर टेबलको खुट्टा भएका चार कुनामा राख।

27 टेबलको चारै तिर घेरामा मुन्दीहरू लगाऊ। मुन्दीमा डण्डाहरू लगाऊ अनि यसलाई टेबल बोक्न प्रयोग गर।

28 डण्डाहरू बनाउन बबुलको काठ प्रयोग गर अनि त्यसलाई सुनले मोहोर। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर।

29 शङ्ख सुनको थाल, धूपौरो, गाग्रो तथा भाँडाहरू बनाऊ। गाग्रो र भाँडाहरू पेय बलिहरू चढाउँदा खन्याउन प्रयोग गरिनेछ।

30 टेबलमाथि मलाई विशेष रोट्टा चढाऊ त्यो रोट्टा सधैं त्यहाँ मेरोअधि हुनु पर्छ।

सामदान

31 “त्यसपछि तिमीले एउटा सामदान बनाउनु पर्छ। सामदानको डण्डा र आधार अकबरी सुनकै बनाउनु पर्छ। शङ्ख सुनको फूल, फूलका कोपिलाहरू, र पत्रहरू बनाऊ र यी सबैलाई एकै ठाउँमा जोड।

32 “त्यस सामदानका छःवटा हाँगाहरू हुनुपर्छ एक पट्टि तीनवटा अर्कोपट्टि तीनवटा।

33 प्रत्येक हाँगामा तीनवटा फूलहरू हुनु पर्छ। यी फूलहरू, पत्र तथा कोपिलाहरू बढामको फूल जस्तै बनाऊ।

34 सामदानमाथि अन्न चारवटा फूलका पत्तीहरू बनाऊ। यी फूलहरूका कोपिला र पत्रहरू पनि बढामका फूल जस्तै हुनु पर्छ।

35 सामदानमाथि हाँगाहरूको तीन एकको जोडीमा, यी बीचमा यी फूलहरू एक-एकवटा लगाऊ।

36 कोपिलाका, पत्रहरू अनि सम्पूर्ण सामदान शङ्ख सुनले बनिएको हुनुपर्छ। यिनीहरू सबै एउटा सुनको टुक्राबाट मातलले पिटेर बनाएको हुनुपर्छ।

37 तब सामदानमाथि राख्ने सातवटा दियाहरू बनाऊ अनि यिनले अधिल्लो भागको क्षेत्रमा ज्योति दिऊन्।

38 चिम्टा र तावाहरू शङ्ख सुनको बनाउनु पर्छ।

39 एक तोडा* शूद्र सुन चलाएर सामदान अनि यसमा चलाउनको निम्ति अरू सहयोगी चीजहरू बनाउनु पर्छ।

40 चीजहरू मैले तिमीलाई पर्वतमाथि देखाएको नमूना जस्तै हुनु पर्छ।

26

पवित्र पाल

1 “दशवटा पर्दाले पवित्र पाल बनाउनु पर्छ। यी पर्दाहरू सुती-कपडा, निलो, बैजनी अनि रातो रेशमको लुगाले बनिएको हुनुपर्छ अनि कसब स्वर्गदूतहरूको आकृति पर्दाहरूमा बनाउनु पर्छ।

2 हेरेक पर्दा अठाईस हात लामो हुन पर्छ। चार हात चौडाइको हुनुपर्छ अनि सबै पर्दाको नाप बराबरी हुनुपर्छ।

3 पाँचवटा पर्दाहरूको एउटा समूह अनि अर्को पाँचवटा पर्दाहरूको अर्को एउटा समूह बनाऊ।

4 पहिला समूह पर्दाको किनारमा निलो लुगाको एउटा सुकाँउनी बनाऊ। दोस्रो समूह पर्दाको किनारमा पनि तिमीले त्यसै गर।

5 हेरेक पर्दाको हेरेक किनारमा पचासवटा सुकाँउनीहरू बनाऊ।

6 त्यसपछि ती पर्दाहरूसँगै जोडनका लागि पाँचवटा सुनको मुन्दीहरू बनाऊ। दुइवटा समूहको पर्दालाईसँगै जोडेर एउटा पवित्र पाल बनाऊ।

7 “तब अर्को पाल पवित्र मण्डप ढाक्नका निम्ति बनाऊ। त्यो पाल बाघ्राका भुल्लाले बुनेर बनाऊ। पाल एघारवटा पर्दाहरू गाँसेर बनाऊ।

8 यी प्रत्येक पर्दाहरू टुक्राका नाप तीस हात लमाइ र चार हात चौडाइ गरी सबै बराबर हुनुपर्छ।

9 पहिले पाँचवटा टुक्रा जोडेर एक भाग अनि अरू छःवटा टुक्राहरू जोडेर अर्को भाग तयार पार। छःवटा पर्दालाई पालभित्र प्रवेश द्वारमाथि पट्टाएर राख।

10 एक भागको आखिरी किनारमा पचासवटा सुकाँउनी बनाऊ र अर्को भागमा पनि त्यसरी नै पचासवटा सुकाँउनी बनाऊ। यी सुकाँउनीहरूले भाग भाग पर्दाहरूलाई एउटै पाल बनाउँछन्।

11 काँसाका पचासवटा मुन्दीहरू बनाऊ अनि दुइ समूह पर्दाहरू एउटा एकलो पाललाई जोडनको निम्ति प्रयोग गर।

12 यो पाल पहिले बनाइएको पवित्र पाल भन्दा बढी लामो हुन्छ। यसरी यस पालको पर्दाको आधा भागको किनारा पवित्र पालको पछाडी झुण्डिनेछ।

13 यो पालको पर्दा पवित्र पालको वरिपरि अन्तिम किनारमा पनि एक हात झुण्डिएर रहनेछ। यसकारण यस पालले पवित्र पाललाई पूर्ण रूपले ढाक्नेछ।

14 बाहिरबाट ढाक्नलाई अरू दुइवटा पर्दा बनाऊ। दुइवटा पर्दामा एउटा चाँहि भेडाको छालालाई रातो रंग लगाएर बनाऊ र अर्को चाँहि नरम छालाको बनाऊ।

15 “पवित्र पाल स्थापना गर्नको निम्ति लामो बबुलको काठको फल्याकहरू प्रयोग गर।

16 अवश्यै फल्याकहरू दश हात लामा अनि एक हात आधा चौडा हुनै पर्छ।

17 एका अर्कोलाई समान्तर गर्नको निम्ति प्रत्येक र जोडी फल्याकहरूलाई एकै साथ जोडनको निम्ति चुकुलहरू प्रयोग गर।

18 पवित्र पालको दक्षिण पट्टि जोडन बीसवटा फल्याकहरू बनाऊ,

19 अनि यी फल्याकलाई सीधा गर्नको निम्ति चालीसवटा चाँदीका आधारहरू बनाऊ। प्रत्येक फल्याकको एउटा आधारमा लगाऊ, दुइवटा आधारहरू एउटा फल्याकमा लगाऊ।

20 पवित्र पालको उत्तरी भागमा अझ बीसवटा फल्याकहरू बनाऊ।

21 अनि यस फल्याकहरूलाई सिधा बनाउन चालीसवटा चादीको आधारहरू प्रत्येक फल्याकको निम्ति दुइ दुइवटा बनाऊ।

22 अझ छवटा फल्याकहरू बनाऊ।

23 पवित्र पालको पछिल्लो भागको कुनामा दुइवटा फल्याकहरू बनाऊ।

24 कुनाको फल्याकहरू फेदसम्म फैलिएको हुनुपर्छ। टुप्पाको मुन्दीहरूमा फल्याकहरूसँगै जोडिएको हुनुपर्छ अनि त्यस्तै प्रकारले फेदको कुनाहरूको निम्ति गर्नु पर्छ।

25 त्यहाँ पश्चिमी किनाराका निम्ति आठवटा फल्याकहरू हुनुपर्छ अनि प्रत्येकलाई दुइवटा गरी जम्मा सोह्रवटा चाँदीका आधारहरूको आवश्यकता पर्नेछन्।

26 “पवित्र पालमाथि पट्टिको पाँचवटा फल्याकको किनार बनाउनमा बबुल काठ प्रयोग गर।

27 पवित्र पालको अर्को किनारको फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ। अनि पवित्र पालको पश्चिमी किनार फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ।

28 माझको डण्डा हेरेक फल्याकको मध्य भागबाट एक छेऊ देखि अर्को छेऊसम्म पुगेको हुनुपर्छ।

29 “फल्याकहरू र डण्डाहरू सुनले मोहोरी देऊ अनि सुनको मुन्दीहरू बनाऊ।

30 मैले तिमीलाई पर्वतमा देखाए बमोजिम नै पवित्र पाल बनाऊ।

पवित्र पालको भित्री भाग

31 “निलो, बैजनी र राता धागाले बटारेको सुती कपडाका पर्दाहरू बनाऊ। यसलाई कसब स्वर्गदूतका नक्साहरूले सुसज्जित पार।

32 बबुल काठको चारवटा खम्बाहरू बनाऊ अनि ती खम्बाहरूलाई सुनले मोहोर। प्रत्येक खम्बाको निम्ति सुनको अंकुशहरू बनाऊ अनि सीधा पार्नका निम्ति चाँदीको आधारहरू बनाऊ। त्यसपछि ती सुनका अंकुसेमा पर्दा झुण्डाई देऊ।

33 करारको सन्दूकलाई पर्दाको पछाडी राख। यस पर्दाले पवित्र स्थानलाई महापवित्र स्थानबाट छुटाउँछ।

34 महापवित्र स्थानभित्र करारको सन्दूकमाथि ढकनी लगाऊ।

35 “पर्दाको बाहिर पट्टि तिमीले बनाएको विशेष टेबल राख। यो टेबल पवित्र पालको उत्तरपट्टि हुनुपर्छ। पवित्र पालको दक्षिणपट्टि सामदान यो टेबलको सोझामा हुनेगर्न राखी देऊ।

पवित्र पालको ढोका

36 “निलो, बैजनी र रातो सुतीको धागो बाटेर एउटा पर्दा बनाएर पवित्र पालको प्रवेशद्वार पर्दा बनाऊ।

37 यस पर्दामा सुनले बनिएको अंकुशहरू लगाऊ। अनि बबुलको काठको पाँचवटा खम्बाहरू सुनले बेरेर बनाऊ। यी पाँचवटा खम्बाको निम्ति काँसाका आधारहरू बनाऊ।

* 25:39: एक तोडा अथवा “75 पौड” वा “34.5 किलो ग्राम।”

27

होमबलिहरूको निम्ति वेदी

- 1 “बबूल काठको एउटा वेदी बनाऊ। त्यो वेदी पाँच हात लामो तथा पाँच हात चौडा र तीन हात उचाई वर्ग आकारमा बनिनु पर्छ।
- 2 त्यस वेदीको चारैवटा कुनामा एक एकवटा सींग बनाऊ र प्रत्येक सींगलाई यस्तो प्रकारले जोड कि सबै एउटै टुकाले बनिएको देखियोस। तब वेदीलाई काँसाले मोहोरी देऊ।
- 3 “वेदी सफा गर्न चाहिने सामग्रीहरू कर्वा, मासु उठाउने काँटाहरू, तावाहरू कोप्रे भाँडाहरू यी सबै काँसाको बनाउनु पर्छ।
- 4 वेदीको निम्ति एउटा काँसाको जाली जस्तै कोरोसो बनाऊ। त्यस कोरोसोको चारै कुनामा काँसाको चारवटा कुण्डलहरू लगाई देऊ।
- 5 त्यो कोरोसो चाँहि वेदीको तहको मुनि टँसिएको हुनुपर्छ। अनि वेदीको तल आधा भागसम्म फैलिएको हुनुपर्छ।
- 6 “वेदीको निम्ति ढण्डाहरू बबूल काठको बनाऊ र त्यसलाई काँसाले मोहोरी।
- 7 वेदीमा भएका कुण्डलहरूमा दुइतिरबाट यी ढण्डाहरू पसाउनु र वेदी बोक्नु पर्दामा यी ढण्डाहरू प्रयोग गर्नु पर्छ।
- 8 वेदी बनाउँदा एउटा खाली सन्दुक जस्तो फल्याकबाट बनाउनु पर्छ। त्यो मैले तिमीलाई पर्वतमा देखाए जस्तै हुनुपर्छ।

पवित्र पाल वरिपरिको आँगन

- 9 “पवित्र पालको आँगन हुनपर्छ। एक सय हात लामो एउटा पर्दा लगाएर आँगन बनाऊ यो दक्षिण भागमा हुनुपर्छ। त्यो पर्दा राम्रोसँग बुनेको सुतीको लुगाले बनाउनु पर्छ।
- 10 र बीसवटा खम्बाहरू बनाऊ अनि ती बीसवटा खम्बाहरूको लागि बीसवटा काँसाले बनिएका आधारहरू प्रयोग गर। ढण्डाहरूको निम्ति अंकुसे र बन्धनहरू चाँदीको बनाउनु पर्छ।
- 11 उत्तर तिर पनि एक सय हात लामो पर्दा अनि त्यो पर्दाको निम्ति पनि बीसवटा खम्बाहरूसँग बीसवटा काँसाको आधारहरू हुनुपर्छ। तिनीहरूको निम्ति अंकुशे र बन्धन चाँदीको बनाउनु पर्छ।
- 12 “पवित्र पालको पश्चिम तिरको आँगनमा पचास हात लामो पर्दा होस। त्यस पर्दाको निम्ति दशवटा ढण्डाहरू र दशैवटा आधारहरू लगाऊ।
- 13 पवित्र पालको पूर्वपट्टि आँगनमा पनि पचास हात लामो पर्दा लगाऊ।
- 14 एकापट्टि पन्ध्र हात लामो पर्दा हुनुपर्छ अनि त्यसमा तीनवटा खम्बा र तीनैवटा आधारहरू हुनुपर्छ।
- 15 त्यसको अर्कोपट्टि पनि पन्ध्र हात लामो पर्दा, तीनवटा ढण्डा र तीनैवटा आधारहरू हुनुपर्छ।
- 16 “आँगनको प्रवेशद्वार दाक्नको निम्ति बीस हात लामो निलो, बैजनी र रातो धागोले मसिनो बुनेको सुती कपडाको पर्दा लगाऊ। पर्दामा बेलबुटा काट्टेर नक्सा बनाउनु पर्छ। त्यस पर्दाको निम्ति चारवटा ढण्डाहरू र चारवटा आधारहरू लगाउनु पर्छ।
- 17 आँगनका चारैतिरका पर्दाहरूको अंकुसे र त्यसलाई अड्याउने सबै खम्बाका आधार पीतलले मोहोरीको हुनुपर्छ।
- 18 आँगन एक सय हात लामो अनि पचास हात चौडा हुनुपर्छ। आँगन वरिपरिको पर्दाको उचाई चाँहि पाँच हात हुनुपर्छ। पर्दा मसिनो सुती कपडाको हुनुपर्छ। ढण्डा तथा खम्बाको निम्ति लगाइने आधार काँसाको हुनुपर्छ।
- 19 पवित्र पालमा प्रयोग गरिने सबै आँगन वरिपरिका वस्तुहरू अनि पालका चुकुलहरू अनि आँगन काँसाको हुनुपर्छ।

दियोको निम्ति तेल

- 20 “भद्राक्षको शुद्ध तेल ल्याई निरन्तर दियाहरू बाल्न इस्राएलीहरूलाई आदेश देऊ।
- 21 हासून र उसका छोराहरूले दियोहरूको ध्यान राख्छन्। तिनीहरू भेट हुने पालको प्रथम कक्षामा जानेछन् अनि यो कक्षा पर्दाको पछाडी बाहिर जसले दुईटा कोठाहरूलाई छुट्याउँछ। तिनीहरूले परमप्रभुको सम्मुख दियोहरू निरन्तर बाली राख्कालागि प्रत्येक साँझ विहान हेरचाह गर्नेछन्। इस्राएली मानिसहरू तथा तिनीहरूका सन्तानहरूले यो नियमका सदा-सर्वदा पालन गर्नु पर्छ।”

28

पूजाहारीहरूको निम्ति पोशाक

- 1 परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो दान्य हासून, उसका छोराहरू नादाब, अबीह, एलाजार अनि ईतामारलाई इस्राएली मानिसहरूलाई छोडेर तिमी कहाँ आउनु भन। यी मानिसहरू पूजाहारी भएर मेरो सेवा गर्नेछन्।
- 2 “तिम्रो दान्य हासूनको निम्ति विशेष पोशाक बनाऊ। यी पोशाकहरूले उसलाई सम्मान र आदर दिनेछन्।
- 3 इस्राएली मानिसहरूमा यस प्रकारको पोशाक बनाउन निपुर्ण मानिसहरू छन्। मैले ती मानिसहरूलाई विशेष ज्ञान दिएकोछु। हासूनको निम्ति ती मानिसहरूलाई पोशाक बनाउनु भन। ती पोशाकहरूले उसलाई पूजाहारी जस्तै सजाउँछ।
- 4 यी मानिसहरूले पोशाक छालाको थैलो एपोद एउटा डोरी, झालर लगाएको डोरी, एउटा फेटा अनि एउटा पेटी बनाउनु पर्छ। ती मानिसहरूले यो पवित्र पोशाकहरू हासून र उसका छोराहरूका निम्ति बनाउनु पर्छ। तब हासून अनि उसका छोराहरू अधिकृत पूजाहारी हुन्छन्।
- 5 ती मानिसहरूलाई भन यी पोशाकहरू बनाउँदा सुनको धागो, मिहीन वस्त्र र निलो, बैजनी अनि रातो धागो प्रयोग गरून्।

एपोद र पेटी

- 6 “एपोद बनाउँदा ती मानिसहरूले मिहीन वस्त्र, निलो, बैजनी अनि रातो धागो र सुनको धागो प्रयोग गरून्। यो कार्य अत्यन्तै शिपालु मानिसहरूले गर्नु पर्छ।
- 7 यी दुवै टुकाले काँधे बन्धन हुनुपर्छ, एउटाले अर्कोको छेउ जोडिएको हुनुपर्छ।
- 8 “यी मानिसहरूले एपोदको निम्ति पेटी पनि अत्यन्तै सावधानीसित बनाउनु पर्छ। पेटी पनि तिनीहरूले एपोद बनाउँदा जस्तै सुनको धागो, मसिनो गरी बाटोको सुती कपडा, निलो, बैजनी अनि रातो धागोहरूले बनाउनु पर्छ।
- 9 “गोमेद पत्थरहरू लेऊ र याक्बका बाहजना छोराहरूको नाउँ लेख प्रत्येक पत्थरमा छ जनाको नाउँ लेख।
- 10 तिनीहरूको नाउँहरू जन्म क्रम अनुसार सचित गर।
- 11 इस्राएलीका नाउँहरू रत्नहरूमा खोप। यी कामहरू यस्तै प्रकारले गर्नु पर्छ जसरी शिल्पकारहरूले मोहोरमा नाउँ अनि नक्शा खोप्ने गर्छन्। यसकारण खोपिएका रत्नहरू सुनको पातामा ठोकिएको हुनुपर्छ।
- 12 तब यी खोपिएको रत्नहरू एपोदको काँधहरूमाथि लगाई देऊ। जब हासून परमप्रभुको सामुने उभिन्छ, उसले एपोद जहाँ याक्बका छोराहरूले नाउँ खोपेर जोडेको रत्नहरू छन् काँधहरूमाथि लगाउँछ। यी रत्नहरूले परमप्रभुलाई इस्राएलीहरूको विषयमा सम्झना गराउँछ।
- 13 सुनका दुइवटा आकारहरू बनाऊ अनि
- 14 शुद्ध सुनका धागोहरू बाटेर दुइवटा साङ्गली बनाऊ र दूई समूहलाई जोडी देऊ।

न्यायको थैली

- 15 "प्रधान पूजाहारीका निम्ति एपोद बनाउने निपुण शिल्पकारहरूले न्यायको थैली बनाउनु पर्छ। यस्तो थैली बनाउँदा पनि ती शिल्पकारहरूले सुनको धागो, मसिनो गरी बाटोको सुती कपडा अनि निलो, बैजनी र राता धागाहरू प्रयोग गर्नु पर्छ।
- 16 न्यायको थैली दोबारेको चारपट्टे हुनुपर्छ। त्यो थैली एक बिना लामो र एक बिना चौडाइको हुनुपर्छ।
- 17 न्यायको थैलीमा यी रत्नहरू चार लहरमा जोड। पहिलो लहरमा साडियस, पुष्पराज, र पन्ना,
- 18 दोस्रो लहरमा फिरोजा, नीलम र लालहीराको,
- 19 तेस्रो लहरमा नीलमणि, हाकिक र कटेला र
- 20 चौथो लहरमा पीतमणि, आनिक्स अनि स्फारिक हुनु पर्छ। रत्नहरू सुनको घेरामा राख्नुपर्छ।
- 21 प्रत्येक रत्नमा इस्त्राएलको बाह्र वंशहरूमध्ये एक-एकको नाउँ खोपिएको हुनुपर्छ। खोप्ने काम निपुणतासंग गरिएको हुनु पर्छ।
- 22 "न्याय थैलीको निम्ति शुद्ध सुनको साङ्गली बनाऊ। यी साङ्गलीहरू डोरी जस्तै बटारिएको हुनुपर्छ।
- 23 सुनका दुइवटा मुन्दीहरू बनाऊ र तिनीहरूलाई दुइवटा न्याय थैलीको छेउमा जोडी देऊ।
- 24 दुइवटा सुनको डोरीहरू दुइवटा मुन्दीहरू न्यायको थैलीमाथि छेउमा जोडी देऊ।
- 25 दुवै साङ्गलाहरू मिलाएर एपोदको कुममाथि चौखटमा साङ्गलाको अर्को अन्त बाँध। यसले न्यायको थैलीलाई एपोदको अघि थाम्छ।
- 26 अझै दुइवटा सुनको मुन्दीहरू बनाऊ अनि तिनलाई न्यायको थैलीको अर्को दुइ कुनामा राखिदेऊ। यो एपोदको छेउमा न्यायको थैलीको भित्री भागमा हुनेछ।
- 27 अझै दुइवटा सुनको कुण्डलहरू बनाएर एपोदको अघाडीपट्टिको भागमा बाँधको मुनि राख। एपोदको पेट्टीमाथि सुनका मुन्दीहरू लगाऊ।
- 28 न्यायको थैली कुण्डल र एपोदको कुण्डल बाँध्न निलो डोरीको प्रयोग गर। यसरी न्यायको थैली पेट्टी नजिक रहन्छ र एपोदसित बाँध।
- 29 "हास्रन जब पवित्र स्थानमा जान्छन् उनले आफ्नो छातीमा त्यो न्यायको थैली लगाएको हुनुपर्छ। यसरी इस्त्राएलका बाह्र जना छोराहरूको नाउँ हास्रनको छातीमाथि परमप्रभुको सम्झनामा सदा-सर्वदा रहनेछ।
- 30 ऊहीम र तुममीस सधैं त्यो न्यायको थैलीमा राखिएको हुनुपर्छ। हास्रन जब परमप्रभुको सामुने जान्छन् उनको छातीमाथि ती राख्नुपर्छ। यसकारण हास्रन जब परमप्रभु अघाडी हुन्छन् इस्त्राएली मानिसहरूलाई न्याय गराउने साधनहरू सबै आफूसित राखिएको हुन्छ।

पूजाहारीको निम्ति अन्य पोशाक

- 31 "एपोदको निम्ति निलो रंगको लबेदा तिमीले बनाऊ।
- 32 शिरको लागि बीचमा प्वाल बनाऊ अनि प्वालको किनारमा कोटको कलर च्यातिनुबाट बचाउनुलाई बुने झैं सिलाऊ।
- 33 पोशाकको फेरो वरिवरि निलो, बैजनी अनि रातो धागोले दारीमहरू बनाऊ र तिनलाई झुण्डाऊ।
- 34 सुनको घण्टीहरू दारीमहरू बीच-बीचमा पोशाकको वरिपरि झुण्डाऊ। यसरी पोशाकको किनारमा दारीमहरू अनि एक पछि अर्को गर्दै घण्टीहरू झुण्डाऊ।
- 35 हास्रन जब पूजाहारी भई सेवा गर्छन् तिनले यो लबेदा लगाएर गर्छन्। हास्रन जब पवित्र स्थानभित्र जान्छन् र त्यहाँबाट निस्कन्छन् घण्टीहरू बज्नेछन् अनि यसरी हास्रन मर्ने छैनन्।
- 36 "मानिसहरूले मोहर बनाएर झैं शुद्ध सुनको पाता बनाऊ अनि त्यसमा यी शब्दहरू खोप परमप्रभुको निम्ति पवित्र।
- 37 यो फेटामो निलो धागो बाँधिदेऊ। यो सुनको पाता फेटामा अधिल्लिर हुनुपर्छ।
- 38 हास्रनले आफ्नो शिरमाथि त्यो लगाउनेछन् अनि यसरी इस्त्राएली मानिसहरूले परमप्रभुलाई चढाएको पवित्र उपहारको जिम्मावार हुनेछन्। यसकारण हास्रनले त्यो सुनको पाता सधैं आफ्नो शिरमा राख्नेछन् जसले गर्दा मानिसहरूले चढाएका सबै उपहारहरू ग्रहण परमप्रभुले गर्नु हुनेछ।
- 39 "सेतो लबेदा बनाउनुलाई मसिनो सुती कपडा प्रयोग गर। फेटा बनाउन मिहीन लगा प्रयोग गर। पेट्टीमा बट्टाहरू सिलाएर बनाऊ।
- 40 हास्रनका छोराहरूको निम्ति पनि लबेदा पट्टाका र फेटाहरू बनाऊ। यी वस्त्रहरूले तिनीहरूलाई सम्मान अनि गौरव प्रदान गर्नेछन्।
- 41 हास्रन र तिनका छोराहरूले ती पोशाकहरू लगाएपछि तिनीहरूलाई तेलले अभिषेक गरिदेऊ। यसरी तिनीहरू नियुक्त हुनेछन् अनि पवित्र भएर मेरो निम्ति पूजाहारीहरू झैं सेवा गर्नेछन्।
- 42 "पोशाकहरूको लागि सुती लगा प्रयोग गर। त्यो पोशाक तिनीहरूले कमरदेखि तिरामम्म लगाउनु पर्छ।
- 43 हास्रन र तिनका छोराहरू जति बेला भेट हुने पालभित्र पर्छन् तिनीहरूले त्यो लगा लाउनु पर्छ। पूजाहारी भई काम गर्न जुन बेलामा पनि तिनीहरू पवित्र स्थानको वेदी नजिक जान्छन् तिनीहरूले त्यो पोशाक लगाएको हुनुपर्छ। यदि तिनीहरूले ती वस्त्रहरू धारण नगरी त्यसरी भित्र पसे दोषी भई मर्ने छन्। यी सब हास्रन अनि तिनका भावी सन्तानको निम्ति सदा-सर्वदाका लागि पालन गरिनु पर्ने नियम हुनेछन्।"

29

पूजाहारीहरू नियुक्त हुँदा मनाइने उत्सव

- 1 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, "हास्रन र तिनका छोराहरूले आफू पूजाहारी भई विशेष रूपमा मेरो सेवा कसरी गर्नु पर्छ भनी तिमीले देखाउनुको निम्ति के गर्नु पर्छ म तिमीलाई अब भन्नेछु। तिमीले निष्खोट एउटा बाछा र दुइवटा भेडाको पाठाहरू जोगाड गर।
- 2 त्यसपछि खमीर बिनाको गहुँको मिहीन पिठो जोगाड गरी रोटी बनाउनु त्यसमा भद्राक्षको तेल मिसाऊ। अनि त्यस पिठोको पाल्लो रोटी बनाएर त्यसमाथि तेल छर्क।
- 3 रोटीहरू डालोमा हाल र यो हास्रन अनि उसको छोराहरूलाई सँढि अनि पाठाहरूसँगै ल्याऊ।
- 4 "त्यसपछि हास्रन र तिनका छोराहरूलाई भेट्नुने पालको प्रवेश द्वार अघि ल्याएर नुहाउन लगाऊ।
- 5 हास्रनलाई सेतो पोशाक एपोद अनि निलो पोशाक लगाइदेऊ। उसलाई न्यायको थैली अनि एपोद लगाउन लगाऊ। त्यसपछि त्यो सुन्दर पेट्टी तिनलाई लगाइदेऊ।
- 6 उसको टाउकोमा फेटा लगाइदेऊ अनि पवित्र मुकुट फेटामाथि राखि देऊ।
- 7 हास्रनको शिरमा अभिषेक गर्ने तेल छर्किदेऊ।
- 8 "त्यसपछि हास्रनका छोराहरूलाई त्यस स्थानमा ल्याऊ। बुनेको सेतो लबेदा तिनीहरूलाई लगाई देऊ।
- 9 त्यसपछि तिनीहरूको कमरमा पट्टाका बाँधिदेऊ। तिनीहरूलाई फेटा कसि देऊ। तब तिनीहरू पूजाहारी बनिन्छन् र आराधना गर्न शुरू गर्छन् अनि त्यही नियम अनुसार जुन नियम सदा-सर्वदाको निम्ति चलिरहन्छ। तिनीहरू पूजाहारी रहन्छन्। यही तरीकाले हास्रन अनि तिनका छोराहरूलाई तिमीले पूजाहारी बनाउने छौ।
- 10 "त्यसपछि भेट हुने पालको प्रवेशद्वारमा बाछोलाई ल्याऊ अनि हास्रन र उसका छोराहरूले बाछोको शिरमाथि तिनीहरूको हात राख्नु।

- 11 तब बाछोलाई परमप्रभुको सामुने भेट हुने पालको प्रवेशद्वारमा मार।
- 12 बाछाको केही रगत तिप्रो ओलामा लैजाऊ अनि यसलाई वेदीको सीङहरूमाथि राख। बाँकी रहेको जम्मै रगत वेदीको फेदमा खन्याइदेऊ।
- 13 बाछाको आन्दा भँडी छोपिएको बोसो कलेजोको भाग बोसो, दुइवटा मिर्गौलाहरू अनि त्यो मिर्गौलाहरूमाथि भएका बोसो सबै उठाऊ अनि वेदीमा जलाई देऊ।
- 14 बाछोको मासु, छाला अनि भुडी ल्याऊ अनि त्यसलाई छाउनी बाहिर जलाई देऊ। यो पाप बलि हो।
- 15 “त्यसपछि हासून अनि उसको छोराहरूलाई भेडाहरूमध्ये एउटाको शिरमाथि हातहरू राखू भन।
- 16 त्यसपछि त्यो भेडा मारेर त्यसको रगत जम्मा गर। रगतलाई वेदीको वरिपरि छर्किदेऊ।
- 17 तब भेडालाई टुक्रा-टुक्रा बनाएर सम्पूर्ण रूपले धोऊ अनि खुट्टाहरू पनि धोऊ र यी सबै भेडाको चीजहरू यसको शिरसितै राख।
- 18 तब सम्पूर्ण भेडालाई वेदीमा जलाई देऊ। यसको सुगन्धले परमप्रभुलाई प्रसन्न तुल्याउँछ। अनि त्यस्तो होम बलि जुन हो आगोद्वारा चढाईन्छ।
- 19 “हासून र तिनका छोराहरूलाई अर्को पाठोको शिरमाथि हात राखू भन।
- 20 त्यस भेडालाई मार र त्यसको केही रगत ल्याऊ। हासून र तिनका छोराहरूको दाहिने कानको लोतीमा त्यो रगत लगाइदेऊ। अनि केही रगत तिनीहरूको दाहिने हातको बूढी ओलामा लगाइदेऊ। र दाहिने खुट्टाको बूढी ओलामाथि केही रगत राख। त्यसपछि रगतलाई वेदीको वरिपरि छर्कि।
- 21 त्यसपछि वेदीबाट केही रगत झिकेर अभिषेक गर्ने तेलसित मिलाऊ र हासून र तिनका छोराहरूमाथि छर्किदेऊ। तिनीहरूका पोशाकहरूमाथि पनि छर्किदेऊ। यसले हासून र तिनका छोराहरूले मेरो विशेष रूपले सेवा गर्नेछन् भन्ने बुझाउँछ। अनि यसले तिनीहरूको लुगाहरू पनि विशेष समयमा मात्र प्रयोग गरिन्छ भनी दर्शाउँछ।
- 22 “त्यसपछि भेडाबाट बोसो झिक। पुच्छरको बोसो निकाल आन्दा भँडी छोप्ने बोसो अनि भित्री कलेजो अनि टुबै मिर्गौला अनि तिनीहरूमाथिको बोसो र दाहिने खुट्टा निकाल।
- 23 त्यसपछि एउटा टुक्रा रोटी, एउटा केकको रोटी, तेलमा पकाएको फूलौरो र डालोबाट अखमिरो नभएको पातलो रोटी निकाल जुन चाँहि परमप्रभुको अघि छ।
- 24 ती चीजहरू हासून अनि उनको छोराहरूलाई देऊ। तिनीहरूले यी चीजहरू तिनीहरूको हत्केलामा राखून अनि तिनीहरूलाई परमप्रभुको सामुने उठाऊन।
- 25 त्यसपछि हासून र तिनका छोराहरूबाट यी सब चीजहरू लेऊ र वेदीमा पाठोसितै राख। अनि वेदीमा प्रत्येक चीज जलाबोस। यो आगोद्वारा चढाइएको होमबलि हो। यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ।
- 26 “त्यसपछि त्यो पाठोबाट ह्याकुला झिक। (यो त्यही पाठो हो जुन हासूनलाई प्रधान पूजाहारी बनाउँने उत्सवमा उपयोग गरिनेछ।) पाठोको ह्याकुलो परमप्रभु सम्मुख विशेष भेटी स्वस्व समाती राख। पशुको त्यो भाग तिप्रो हुन्छ।
- 27 तब पाठोको त्यो ह्याकुला र खुट्टा समात जुन हासूनलाई प्रधान पूजाहारी बनाउँदा उपयोग गरिएको थियो। त्यस भागहरूलाई पवित्र बनाऊ र तिनीहरू हासून अनि उसको छोराहरूलाई देऊ।
- 28 इस्राएली मानिसहरूले यी अंशहरू हासून र तिनका छोराहरूलाई सधै दिनेछन्। जहिले पनि इस्राएलीहरूले परमप्रभुलाई चढाएको मेलबलिहरू चढाउँछन् ती बलिका भागहरू पूजाहारीहरूलाई दिनेछन्।
- 29 “हासूनको निम्ति बनाएको विशेष पोशाकहरू उसका सन्तानहरूलाई दिइन्छ जब तिनीहरूलाई पूजाहारी अभिषेक गरिन्छन्।
- 30 हासून पछि तिनको छोरो प्रधान पूजाहारी हुनेछ। हासूनको त्यस छोरोले ती पोशाकहरू सात दिनसम्म लगाउनेछ जब त्यो पवित्र स्थानमा सेवाको निम्ति भेट हुने पालमा आउनेछ।
- 31 “हासूनलाई प्रधान पूजाहारी बनाउँदा उपयोग गरिएको भेडाको मासु पकाऊ। त्यो मासु पवित्र स्थानमा पकाऊ।
- 32 त्यसपछि हासून र तिनका छोराहरू भेट हुने पालको ढोका अघि बसेर त्यो मासु र डालामा भएको रोटी पनि खाने छन्।
- 33 यी चीज तिनीहरू पूजाहारी हुँदा तिनीहरूको प्रायश्चितका निम्ति चढाइएका हुन् अब तिनीहरूले ती उपहारहरू खाउ पर्छ। अन्य मानिसहरूले यी उपहारहरू खाउ हुँदैन किनभने यी चीजहरू पवित्र हुन्।
- 34 यदि हासूनलाई पूजाहारीको रूपमा अभिषेक गर्दा बलि चढाएका रोटी अथवा मासु बिहानसम्म रहे त्यो जलाउनु पर्छ। अर्को दिन तिमीहरूले त्यो रोटी अथवा मासु खाउ हुँदैन किनभने तिनीहरू पवित्र छन्।
- 35 “तिमीहरूले यी सबै चीजहरू हासून र उसका छोराहरूको निम्ति मैले तिमीहरूलाई आदेश गरे जस्तै गर्नु पर्छ। तिनीहरूका पूजाहारी नियुक्ती को उत्सव लगातार सात दिनसम्म चल्नु पर्छ।
- 36 यी सात दिनसम्म प्रत्येक दिन तिमीहरूले एउटा बाछा बलि चढाउनु पर्छ। यो हासून र उसको छोराहरूको प्रायश्चितका निम्ति हुनेछ। तिमीहरूले एउटा बाछा पनि वेदीको शुद्धताको निम्ति चढाउनु पर्छ। तिमीहरूले शुद्ध भद्राक्षको तेल वेदीमाथि खन्याएर यसलाई पवित्र बनाउनु पर्छ।
- 37 सात दिनसम्म तिमीहरूले वेदीको लागि प्रायश्चित गर्नेछौ अनि पवित्र पार्नेछौ। त्यस समय वेदी अत्यन्तै पवित्र हुनेछ। कुनै चीजहरूले वेदीलाई छुनेहो भने त्यो पनि पवित्र हुनुपर्छ।
- 38 “प्रत्येक दिन तिमीले वेदीमा उपहार चढाउनु नै पर्छ। तिमीले दुइवटा एक वर्षे थुमाबलि चढाउनु पर्छ।
- 39 तिमीहरूले पहिलो थुमा बिहान अनि दोस्रो थुमा घाम अस्ताउँदा बलि दिनु पर्छ।
- 40-41 जब तिमीले पहिलो थुमा बलि दिनेछौ त्यस समय एक दशांश एकाको राम्रो गहँको पिठोसित भद्राक्षको एक पावा टिन कुटेको तेल अनि एक पावा टिन दाखरसको अर्धबलि बलिमिसाऊ चढाऊ। जब तिमीहरूले सौँझमा दोस्रो बलि चढाउँछौ पहिलो थुमालाई बिहान गरे झैं गर बलिको सुगन्धले परमप्रभुलाई खुशी पार्छ।
- 42 “तिमीहरूले यी चीजहरू बलिदान स्वस्व परमप्रभुलाई तिमीहरूका सन्तानहरू बाँच्नुजेलसम्म प्रत्येक दिन जलाउनु पर्छ। भेट हुने पालको प्रवेश द्वारमा यसो गर। यो त्यो स्थान हो जहाँ म परमप्रभुले तिमीहरूलाई भेट्नेछु र तिमीहरूसित कुरा गर्नेछु।
- 43 त्यस स्थानमा म इस्राएली मानिसहरूलाई भेट्छु अनि मेरो महिमाले त्यो स्थान सधै पवित्र बनिरहनेछ।
- 44 “यसर्थ म भेट हुने पाल र वेदी पवित्र पार्नेछु। म हासून र तिनका छोराहरूलाई पनि पवित्र बनाउँनेछु अनि तिनीहरूले मलाई पूजाहारीहरू झैं सेवा गर्न सक्छन्।
- 45 म इस्राएली मानिसहरूको परमेश्वर भई तिनीहरूसंग बसेर छु।
- 46 तिनीहरूले जान्नेछन् म नै परमप्रभु तिनीहरूका परमप्रभु परमेश्वर हुँ जसले तिनीहरूलाई मिश्र बाहिर निकाले म तिनीहरू माझ वास गर्न सक्ँ। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ।”

30

धूप जलाउनको निम्ति वेदी

- 1 परमेश्वरले मोशालाई भन्नु भयो, “बबुल काठको वेदी बनाऊ। यो वेदी तिमीले धूप बाल्नको निम्ति प्रयोग गर्नेछौ।
- 2 तिमीले त्यो वेदी वर्गाकारमा बनाउनु पर्छ जसको लम्बाइ अनि चौडाइ एक हातको र उचाई दुई हातको रहनेछ। त्यसवेदीको चार कुनामा सीङहरू हुनेछन्। यी सीङहरू वेदीसित एउटै काठले बनिएको जस्तो हुनुपर्छ।
- 3 वेदीमाथिका सबै किनारहरू अनि यसको सीङहरू सुनले मोहोर। वेदीको वरिपरि सुनको एउटा घेरा बनाऊ।
- 4 दुइवटा सुनको मुन्दीहरू बनाऊ प्रत्येकलाई वेदीको छेउमा घेरा मुनि जोडी छेऊ वेदी बोक्नको निम्ति यी मुन्दीहरूमा लौराहरू लगाइदेऊ।
- 5 लौराहरू बबुल काठको बनाऊ अनि तिनीहरूलाई सुनले मोहोर।
- 6 वेदीलाई पर्दाहरूअधि राख जसले करारको सन्दकलाई ढाक्छ र त्यस ढकनीले सन्दकलाई छोप्छ। त्यो ढकनी त्यही ठाउँ हो जहाँ म तिमीसित भेट गर्नेछु।
- 7 “प्रत्येक बिहान हास्रनले वेदीमा सुगन्धित धूप जलाउन पर्छ। उसको यो कार्य बर्तीहरूको हेरचाह गर्न आउँदा गर्नेछन्।
- 8 सौँझमा पनि जति बेला तिमी बर्तीको हेर्न चाहा गर्नु आउँछो त्यस समयमा उसले सुगन्धित धूप जलाउनु पर्नेछ। यसर्थ परमप्रभुको सामुने तिनीहरूको सन्तान जतिञ्जेल रहन्छ सदा सर्वदा धूप जलाउनु पर्छ।
- 9 यस वेदीमा अरु कुनै प्रकारको धूप अथवा होमबलि अन्नबलि अथवा अर्घबलि प्रयोग गर्नु हुँदैन।
- 10 “वर्षमा एकपल्ट हास्रनले परमप्रभुलाई एउटा विशेष बलि चढाउनेछ। हास्रनले शुद्धिकरण बलिको त्यो रगत प्रयोग गरेर वेदीलाई प्रायश्चित्त गर्छन्। हास्रनले वेदीको सीङहरूमा त्यो रगत चढाउनेछन्। त्यो वस्तु परमप्रभुको निम्ति महा पवित्र हुनेछ।”

मन्दिरको निम्ति कर

- 11 परमप्रभुले मोशालाई भन्नुभयो,
- 12 “इसाएलीहरूको गन्ती गर जसद्वारा तिमीले त्यहाँ कति जन-संख्या छ थाहा पाउनेछौ। होकले आफ्नो जीवन बचाउनु परमप्रभुलाई केही भेटी दिनु पर्छ। नत्र तिनीहरूले कष्ट भोग्नु पर्छ जब तिमी उनीहरूको गन्ती गर्छौ।
- 13 गन्ती गरिएका प्रत्येक अधिकारिक नाममा आधा शेकेल तिर्नुपर्छ। (एक शेकेल बीस गेराको हुन्छ) यो एउटा बलिदान परमप्रभुको लागि हो।
- 14 गन्ती गरिएकोहरूमा प्रत्येक बीस वर्ष अथवा अधिक उमेर भएकाहरूले यो उपहार चढाउनु पर्छ।
- 15 बलि धनी र गरीब बीच कुनै भिन्नता बिने सबैले बराबर तिर्नु पर्छ तर धनीले वेशी र गरीबले कम्ती तिर्नु हुँदैन। यो बलि तिमी आफ्नो जीवनको लागि हो।
- 16 उद्धारको पैसा भेट हुने पालको सेवामा प्रयोग गर। यो बलिदानले इसाएलीहरूलाई सम्झना गराउँछ तिनीहरूका जीवनको निम्ति मोल तिरिएको छ।”

हात गोडा धुने कचौरा

- 17 परमप्रभुले मोशालाई भन्नु भयो,
- 18 “कौँसाको एउटा भाँडा बनाऊ, त्यसलाई कौँसाको आधारमा राख। यो भाँडा भेट हुने पाल र वेदीको बीचमा राखि देऊ अनि हात गोडा धुनको निम्ति यस भित्र पानी भर।
- 19 हास्रन अनि उनका छोराहरूले तिनीहरूको हातहरू अनि खुट्टाहरू यो पानीले धुनु पर्छ।
- 20 जस हास्रन अनि उसका छोराहरू भेट हुने पालाभित्र परन्छन् अथवा वेदीको छेउमा आएर परमप्रभुलाई आगोद्वारा बलिदानहरू चढाउँछन्।
- 21 यदि तिनीहरूले हात खुट्टा धोए भने तिनीहरू मर्ने छैनन्। यो नियम हास्रन र तिनका मानिसहरूको निम्ति भविष्यमा पनि सदा-सर्वदा चलि रहनेछ।”

अभिषेकको तेल

- 22 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
- 23 “राम्रो मसलाहरू जम्मा गर। 500 शेकेल तरल मूर् त्यसको आधा (अर्थात 250 शेकेल) मिठो सुगन्धित दालचिनी अनि 250 शेकेल मिठो सुगन्धित काठ,
- 24 अनि 500 शेकेल तेजपात ल्याऊ। एक टिन भद्राक्षको तेल पनि ल्याउनु पर्छ यी सबै चीजहरूको नाप अधिकारिक नाप अनुसार गर।
- 25 “यी सबै चीजहरू एक साथ मिलाएर मिठो सुगन्धित पवित्र अभिषेक गर्ने पवित्र तेल बनाऊ।
- 26 यो तेल भेट हुने पाल अनि करारको सन्दकमाथि छर्क।
- 27 अनि टेबलमाथि, सामदान सबै सामानहरूमाथि अनि सबै सामानहरू अनि धूप वेदीमाथि।
- 28 होमबलि चढाउने वेदी र त्यसमाथिको प्रत्येक चीजहरूमा यो तेल हाल। कचौरा अनि यसको आधारमा पनि यो तेल हाल।
- 29 यी सबै चीजहरू महा पवित्र हुनेछन्। यसलाई स्पर्श गर्ने कुनै पनि वस्तु पवित्र हुनपर्छ।
- 30 “हास्रन अनि उसका छोराहरूलाई यो तेलले अभिषेक गर। तिनीहरू पवित्र हुनेछन् अनि पूजाहारीले जस्तै मेरो सेवा गर्नेछन्।
- 31 इसाएलीहरूलाई भन, तिमीहरूका संतानहरू रहून्जेल सदा-सर्वदा यो मेरो पवित्र अभिषेकको तेल हुनेछ।
- 32 यो पवित्र तेललाई तिमीहरूको शरीरमा साधण प्रकारले नदल। अरु कुनै तेल यस तरीकाले नबनाऊ। यो तेल पवित्र हो तिमीहरूको निम्ति विशेष तेल मानिनु पर्छ।
- 33 यदि कुनै मानिसले यो तेल बनाउँछ अनि यो विदेशीलाई दिन्छ जो एउटा पुजाहारी होइन, तब त्यो मानिसलाई उसका मानिसहरूबाट अलग्ग राख्नु पर्छ।”

सुगन्धित धूप

- 34 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “यी सुगन्धित मसलाहरू लेऊ: खोटो, कस्तुरी गन्ध, सालधूप अनि शद्ध धूप। यी सबै मसलाहरूको मात्रा बराबर हुनु आवश्यक छ।
- 35 सुगन्धित धूप बनाउन यी सबै मसला मिसाऊ र जसरी सुगन्धित तेल बनाएको तरीकामा नै यो धूप पनि बनाउनु पर्छ। शद्ध र पवित्र पार्नको निम्ति त्यसमा नुन पनि मिलाऊ।
- 36 केही धूपहरू पिँदेर एकट्टै मसिनो बनाऊ। त्यो धूलोलाई भेट हुने पालाभित्र जहाँ म तिमीलाई भेट्छु, करारको सन्दक छेउमा राख। यो धूपको धूलो मात्र विशेष उद्देश्यमा प्रयोग गर्नु पर्छ।
- 37 यस प्रकारले बनाएको धूपलाई केही उद्देश्यको निम्ति प्रयोग नगर। तिमीले यसलाई परमप्रभुको निम्ति विशेष तरिकाले प्रयोग गर्नु पर्छ।

38 कोही मानिसहरूले आफ्नो निम्ति यस प्रकारको विशेष धूप बनाउन खोज्ला र उसले त्यसको सुगन्ध लिन सक्ता, तर यदि कुनै मानिसले त्यसो गरे उसलाई उसको आफन्तहरूबाट छुट्याउने पर्छ।”

31

बजलेल र ओहोलीआब

- 1 तब परमप्रभुले मोशालाई भन्नु भयो,
- 2 “यहूदाको परिवारबाट बजलेल उरीको छोरा हरको नातीलाई मेरो निम्ति विशेष काम गर्न चुनेको छु।
- 3 मैले बजलेललाई परमेश्वरको आत्मासित परिपूर्ण पारिदिएको छु अनि उसलाई सबै किसिमको निपुणता, कुशलता, अनि ज्ञानले आशीष दिएको छु।
- 4 उसले सुन, चाँदी अनि काँसाको सुन्दर-सुन्दर वस्तुहरू बनाउन सक्छ किनभने उ एउटा राम्रो शिल्पकार हो।
- 5 बजलेलले सबै प्रकारको कामहरू गर्न सक्छ जस्तै सुनमा कुँद पत्थर घेरा लगाउनको निम्ति ढुङ्गा काट्नु अनू सबै उदेश्यको निम्ति काठहरू काट्न सक्छ।
- 6 दान कुलका अहीसामको छोरा ओहोलीआबलाई मैले बजलेलको सहयोगीको रूपमा चुनेको छु। मैले दिएको आदेश अनुसार सबै प्रकारका चीजहरू बनाउन सक्नु भनेर अन्य सबै कर्मीहरूलाई पनि कार्यक्षमता दिएको छु।

- 7 भेट हुने पाल, कराको सन्दूक,
- सन्दूकको ढकनी,
- भेट हुने पालका सबै सामानहरू,
- 8 टेबल अनि त्यसका सबै सामानहरू,
- सामदान र यसका सबै सामानहरू,
- धूप जलाउने वेदी,
- 9 होमबलिको निम्ति वेदी
- र वेदीमा प्रयोग गर्ने सहयोगी कचौराहरू अनि आधारहरू।
- 10 पूजाहारी हास्रनको निम्ति विशेष पोशाकहरू,
- हास्रनका छोराहरू जब पूजाहारी भई सेवा गर्छन्, तिनीहरूको निम्ति विशेष पोशाकहरू।
- 11 अभिषेकको निम्ति सुगन्धित तेल
- अनि सुगन्धित धूप मैले तिमीलाई आज्ञा दिए

अनुसार ती कर्मीहरूले यी सबै चीजहरू बनाउनु पर्छ।”

विश्राम दिन

- 12 तब परमप्रभुले मोशालाई भन्नु भयो,
- 13 “इसाएली मानिसहरूलाई भन, ‘मेरो विशेष विश्रामको दिनको नियम तिमीहरूले पालन गर्नु पर्छ। तिमीहरूका भावी सन्तानको निम्ति तिमी र म बीचको चिनो यही हुनेछ। यी नियमहरू एउटा नियमहरूले दर्शाउनेछन् कि म परमप्रभुले तिमीहरूलाई मेरा आफ्नो मानिस बनाएको हुँ।
- 14 “ विश्राम दिनलाई एक विशेष दिनको रूपमा मान। यदि कुनै मानिसले विश्रामलाई अन्य दिन सरह मान्छ त्यो मानिसलाई मारु नै पर्छ। यदि कुनै मानिसले विश्रामको दिन काम गर्छ त्यस मानिसलाई उसका आफन्तहरूबाट छुट्याउनु पर्छ।
- 15 काम गर्नको निम्ति छ: दिन पूरा रहन्छ तर सातौँ दिन चाँहि परमप्रभुको निम्ति एकदमै विशेष आरामलिनो दिन हुनेछ। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ भने त्यस मानिसलाई मृत्यु दण्ड दिइनेछ।
- 16 इस्राएलीहरूले विश्राम दिनलाई विशेष दिन भनी सम्झना राख्नु पर्छ। यस सम्झौतालाई इस्राएलीहरूले पुस्तौँ पुस्तासम्म सदा-सर्वदाको निम्ति पालन गर्नु।
- 17 विश्राम दिन म अनि इस्राएलीहरूको बीच एउटा संकेत हो।’ ” (परमप्रभुले छ: दिन काम गर्नु भयो र आकाश र पृथ्वी बनाउनु भयो अनि सातौँ दिन उहाँले विश्राम लिनु भयो।)
- 18 यसरी परमप्रभुले मोशासित सौँन पर्वतमा कुरा गरे शेष गर्नु भयो। त्यसपछि उहाँले दुइवटा शिला-पाटीहरूमा आफ्नै औलाले करार लेखेर मोशालाई दिनु भयो।

32

सुनको बाछा

- 1 मोशा पर्वतबाट तल नओर्लेको थैँ दिन भइसकेको मानिसहरूलाई थाहा भयो। यसर्थ मानिसहरूले हास्रनलाई वरिपरि घेरि भने, “हेर, मोशाले हामीलाई अगुवाई गरी मिश्रबाट बाहिर लिएर आउनु भयो। हामीलाई थाहा छैन तिनलाई के भयो। यसर्थ हाम्रो अगुवाई गर्न हाम्रोलागि केही देवताहरू बनाऊ।”
- 2 हास्रनले तिनीहरूलाई भने, “तिमीहरूकी आफ्नी पत्नीहरू अनि छोरीहरूले कानमा लगाएका सुनको कुण्डलहरू मकहाँ ल्याऊ।”
- 3 यसकारण सबै मानिसहरूले कानका सुनको कुण्डलहरू जम्मा गरे अनि हास्रन कहाँ ल्याए।
- 4 हास्रनले तिनीहरूबाट सुन लिएर, पगालेर यसको एउटा बाछोको मूर्ति बनाए अनि उनले यसलाई सुनले मोहरी दिए। तब मानिसहरूले भने, “हे इस्राएल यिनीहरू तिमीहरूको देवताहरू हो जसले तिमीहरूलाई मिश्र बाहिर ल्याए।”
- 5 हास्रनले यी सब देखे अनि तिनले बाछाको अघि एउटा वेदी बनाए। त्यसपछि तिनले घोषणा गरे, “परमप्रभुको सम्मानमा भोलि एक विशेष चाड मनाइनेछ।”
- 6 मानिसहरू बिहान चाँडै उठे पशुहरू मारेर होमबलिहरू चढाए अनि मेलबलिहरू चढाए। मानिसहरू खान तल बसे, तब रमाइलो गर्न उठे।
- 7 तब परमप्रभुले मोशालाई भन्नु भयो, “पर्वतबाट तल ओर्ली हाल। तिमीले मिश्र देशबाट ल्याएका ती तिम्रा मानिसहरूले असाध्यै पाप गरिरहेका छन्।

8 तिनीहरूले यति चाडै नियमहरूलाई त्यागे जुन मैले तिनीहरूलाई अनुसरण गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले सुन पगालेर एउटा बाछो बनाएका छन् र त्यही बाछोलाई पूजा गर्दैछन् र बलिहरू चढाइरहेका छन्। ती मानिसहरूले भने, 'हे इस्राएली, यहाँ तिमीहरूका देवताहरू छन् जसले तिमीहरूलाई मिश्रबाहिर ल्याए।' "

9 परमप्रभुले मोशालाई भन्नुभयो, "त्यो मैले देखे यी मानिसहरू एकदमै अडैरी छन्।

10 यसकारण मलाई एकलो छोडिदेऊ मेरो क्रोध तिनीहरूमाथि उठ्नेछ अनि तिनीहरूलाई ध्वंस गरिदिनेछ। तब म तिम्रा सन्तानलाई एउटा ठूलो जाति बनाउनेछु।"

11 तर मोशाले परमप्रभु उसका परमेश्वरलाई शान्त गराए अनि भने, "हे परमप्रभु तपाईंका आफ्नै मानिसहरूसित चाँडै क्रोधित नहुनुहोस्। तपाईंले यी मानिसहरूलाई मिश्रबाट तपाईंका विशाल अद्भुत शक्ति र बल प्रयोग गरेर बाहिर ल्याउनु भयो।

12 यदि तपाईंले तिनीहरूलाई ध्वंस पार्नु भयो भने, 'मानिसहरूले सोच्ने छन् परमप्रभुले मानिसहरूलाई मिश्र बाहिर लगेको कारण तिनीहरूलाई पर्वतमाथि ध्वंस पार्न मात्र रहेछ।' यसर्थ तपाईंका आफ्नै मानिसहरूसंग क्रोधित नहुनुहोस्। तपाईंको मन बदली गर्नुहोस् र तपाईंका मानिसहरूलाई नमार्नु होस्।

13 अब्राहाम, इसहाक तथा याकूबलाई सम्झना गर्नु होस्, ती मानिसहरूले तपाईंलाई सेवा गरेका थिए अनि तपाईंले एउटा प्रतिज्ञा गर्नुभयो। तपाईंले भन्नु भयो, 'म तिमीहरूका सन्तानलाई आकाशका ताराहरू भन्दा वेशी बनाउनेछु अनि तिनीहरूलाई सम्पूर्ण भूमि दिनु भयो। यो भूमि तिनीहरूलाई सदाको निम्ति हुनेछ।' "

14 यसर्थ परमप्रभुले आफ्नो हृदयलाई कोमल बनाउनु भयो अनि उहाँले के गर्न चाहनु भएको थियो त्यो गर्नु भएन। उहाँले तिनीहरूलाई ध्वंस गर्नु भएन।

15 तब मोशा पर्वतबाट तल ओर्लिए। तिनीसित दुवैपट्टि करार लेखिएको दुइवटा शिला-पाटीहरू थियो। यी पाटीहरूमा दुवै पट्टि लेखेको थियो।

16 यी पाटीहरू परमेश्वर आफैले बनाउनु भयो, अनि यसमाथि आज्ञाहरू लेख्नु भयो।

17 जब मोशा पर्वतबाट तलतिर ओर्लिँदै थिए यहाँसम्म मानिसहरूलाई चिच्याउदै गरेको सुने, यहाँसम्म मोशालाई भने, "मैले छाउनीभित्र युद्धको ध्वनि सुने।"

18 मोशाले उत्तर दिए, "यो आवाज सेनाहरूको विजय ध्वनि होइन। अनि यो हार्ने सेनाहरूको आवाज पनि होइन। त्यो आवाज जो म सुन्दैछु, त्यो संगीतको स्वर हो।"

19 मोशा छाउनी नजिक आइयो अनि त्यहाँ एउटा बाछो र मानिसहरू नाच्दै गरेको देखे। मोशा एकदमै क्रोधित भए अनि तिनीसित भएको च्याप्टो ढुङ्गाहरू भैँसमा पार्थे। पर्वतको बेसीमा ती ढुङ्गाहरू फुटेर टुक्रा-टुक्रा भए।

20 तब मोशाले बाछालाई पगाले र यसलाई धूलो पारे। तब उनले धूलोलाई पानीभित्र हाले, उनले त्यो पानी इस्राएलीहरूलाई पिउन कर लगाए।

21 उसले हास्रलाई भने, "यी मानिसहरूले तिमीलाई के गरे? किन तिनीहरूमाथि तिमीले यस्तो ठूलो पाप लगायो?"

22 हास्रले उत्तर दिए, "हजूर, क्रोधित नहुनु होस्। तपाईंलाई थाहा छ यी मानिसहरू सधैं केही गल्ती गर्न तैयार नै रहन्छन्।

23 यी मानिसहरूले मलाई भने, 'मोशाले हामीलाई मिश्र देशबाट अगुवाई गर्नु भयो, तर उहाँलाई के भयो हामी जान्दैनौं, यसर्थ हाम्रो अगुवाई गर्न केही देवताहरू बनाऊ।'

24 यसकारण मैले तिनीहरूलाई भने तिनीहरूको सुन ल्याऊ तिनीहरूले त्यो मलाई दिए। मैले त्यो सुन आगोमा हाले र आगोबाट त्यो बाछो निस्कियो।"

25 मोशाले देखे हास्रले मानिसहरूलाई नियन्त्रणबाट बाहिर जान दिए, मानिसहरू जंगली जस्तो कुदिदिहे अनि तिनीहरूका सबै शत्रुहरूले तिनीहरूको मूखको जस्तो व्यवहार देखे।

26 यसर्थ मोशा छाउनीको प्रवेशद्वारमा उभिए र भने, "परमप्रभुलाई समर्पण गर्ने जो पनि मेरो वरिपरि भेला हुनुपर्छ। सबै लेवीहरू उनको वरिपरि भेला भए।"

27 त्यसपछि मोशाले तिनीहरूलाई भने, "परमप्रभु इस्राएलका परमेश्वरले के भन्नु भएको छ म तिमीहरूलाई भन्नेछु 'प्रत्येकले हातमा तरवार लिएर छाउनीको एक कुनादेखि अर्को कुनासम्म जानुपर्छ। तिमीहरूले आफ्नो दाज्यू-भाइ, साथीहरू, अनि छिमेकीहरूलाई मार्ने पर्छ।' "

28 लेवीहरूले मोशाको आज्ञा पालन गरे अनि त्यस दिन लगभग तीन हजार इस्राएलीहरूले ज्यान गुमाए।

29 त्यसपछि मोशाले भने, "आज तिमीहरूका छोराहरू अनि दाज्यू-भाइ मारेर आफूलाई परमप्रभुको सेवामा समर्पण गर्यौं। यसको निम्ति तिमीहरूले आशिष पाउनेछौं।"

30 अर्को बिहान मोशाले मानिसहरूलाई भने, "तिमीहरूले असाध्यै ठूलो पाप गर्यौं। अब म परमप्रभुकाहाँ जानेछु। हुन सक्छ म तिमीहरूको पापका निम्ति प्रायश्चित्त गर्नु सक्छु।"

31 तब, मोशा परमप्रभुकाहाँ गए अनि भने, "दया गरी सुन्नु होस्, यी मानिसहरूले सुनको देवता बनाए र साँढे नराम्रो पाप गरेका थिए।

32 अब तिनीहरूका पाप क्षमा गरि दिनुहोस्। यदि तिनीहरूलाई क्षमा गर्नु हुँदैन भने तपाईंले लेख्नु भएको पुस्तकबाट मेरो नाउँ निशान मोटाइ दिनुहोस्।"

33 तर परमप्रभुले मोशालाई भन्नु भयो, "ज-जसले मेरो विरोधमा पाप गरेकाछन्, म तिनीहरूको नाउँहरू मेरो पुस्तकबाट हटाउने छु।

34 यसर्थ तल गएर मैले जहाँ जानु भन्नेछु त्यहाँ तिनीहरूको अगुवाई गर। मेरो स्वर्गदूतले तिमीलाई अगुवाई गर्नेछ। जब पाप गर्ने मानिसहरूलाई दण्ड दिने समय आउँछ तिनीहरूलाई दण्ड दिनेछु।"

35 यसर्थ परमप्रभुले मानिसहरूमाथि डालागदो बिमर खन्याइ दिनु भयो। उहाँले यस्तो गर्नु भयो किनभने हास्रले अगुवाई गरेका मानिसहरूले एउटा सुनका बाछो बनाएका थिए।

33

"म तिमीहरूसित जाने छैन"

1 तब परमप्रभुले मोशालाई भन्नु भयो, "तिमी र तिम्रा मानिसहरू जसलाई तिमीले मिश्र देशबाट ल्याएका छौ त्यो ठाउँबाट गईहाल। अनि तिमीहरू त्यो भूमिमा जाऊ जुन मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई वचन दिएर भनेको थिएँ, तिमीहरूका भावी सन्तानलाई म त्यो भूमि दिनेछु।

2 म एकजना स्वर्गदूतलाई तिम्रो अगुवाई गर्न पठाउनेछु अनि कनानी, एमोरी, हिती, परिज्जी, हिच्वी अनि यबूसीहरूलाई तिनीहरूको भूमि छोडन बाध्य गराउनेछु।

3 यसर्थ तिमीहरू त्यो भूमिमा जाऊ जुन भूमि असल-असल चीजहरूले भरिभराऊ छ। म तिमीहरूसित जाँदिन र यदि म तिमीहरूसित गाँ भने, हुन सक्छ, तिमीहरूलाई म आधा बाटोमा नै ध्वंश पार्नेछु कारण तिमीहरू अत्यन्तै अटेरी छौ।”

4 मानिसहरू यस्तो दुःख पूर्ण समाचार सुनेर चिन्तित भए। तिनीहरूले गर-गहनाहरू लगाएनन्।

5 परमप्रभुले मोशालाई भन्नु भयो, “इसाएलीहरूलाई भन, ‘तिमीहरू अटेरी छौ। यदि म तिमीहरूसँग केही क्षणका निम्ति पनि जानु पर्ने भए म तिमीहरूलाई ध्वंश पार्ने थिएँ। अब तिमीहरूले आफ्नो गहना निकाल अनि म निश्चय गर्ने छु, तिमीहरूलाई के गर्नुपर्ने हो।”

6 यसकारण गहनाहरू हारेर पर्वतमा इसाएलीहरूले फुकालिदिए।

अस्थायी भेट हुने पाल

7 मोशाले छाउनी केही अघि लगे अनि छाउनी त्यहाँ बसाले अनि त्यसलाई “भेट हुने पाल”नाउँ दिए। कुनै मानिस जसले परमप्रभुबाट केही माग्ने इच्छा गर्छ ऊ भेट हुने पालमा जानु पर्थ्यो जो छाउनी बाहिर थियो।

8 जब बेला मोशा पालमा जान्थे, मानिसहरू तिनको आफ्नै पालहरूको ढोकाहरूमा खडा हुन्थे। जबसम्म उनी भेट हुने पालभित्र परेन थिए। तिनीहरूले मोशालाई हेर्थे।

9 मोशा भेट हुने पालमा जान्थे बादलको लामो स्तम्भ झैं माथिबाट तल आउँथ्यो। त्यो बादलको खामो पालको द्वारमा खडा भई पर्खिरहन्थ्यो यसरी परमप्रभुले मोशासंग कुरा गर्नु हुन्थ्यो।

10 यसर्थ जब बादलको खम्बालाई मानिसहरूले देख्थे तिनीहरू आफ्नो-आफ्नो पालको द्वारमा गएर परमेश्वरको आराधना गरी निहुरिन्थे।

11 यस रीति अनुसार परमप्रभुले मोशासंग साथी जस्तै कुरा गर्नु हुन्थ्यो। परमप्रभूसंग कुरा गरिसकेपछि मोशा पालमा फर्कन्थे। तर उसको युवक सहायक नुनको छोरा यहोशू पालभित्र नै रहन्थ्यो।

परमप्रभुको महिमा मोशाले देखे

12 मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई यी मानिसहरूलाई अगुवाइ गर्ने आदेश दिनु भयो तर यो भन्नु भएन तपाईंले मसँगै कुन मानिस पठाउनु हुन्छ। तपाईंले मलाई भन्नु भयो, ‘म तिमीलाई राम्ररी जान्दछु र म तिमीसित अत्यन्तै खुशी छु।’

13 यदि मैले तपाईंलाई सौँचेर खुशी पारेको भए मलाई तपाईंका तरीकाहरू बताउनु होस्। म तपाईंलाई जान्न चाहन्छु। तब म तपाईंलाई नित्य प्रसन्न पारिराख्छु। स्मरण रहोस् यी सबै मानिसहरू तपाईंका हुन्।”

14 परमप्रभुले उत्तर दिनु भयो, “म आफै तिमीसित जानेछु र तिम्रो अगुवाइ गर्नेछु।”

15 त्यसपछि मोशाले परमप्रभुलाई भने, “यदि तपाईं हामीसित जानुहुन भने हामीलाई पनि यस ठाउँबाट नपठाउनुहोस्।

16 नत्र हामीहरू कसरी थाहा पाउँछौं तपाईं ती मानिसहरू र मसँग खुशी हुनुहुन्छ। यदि तपाईं हामीसित जानु भएन भने ती मानिसहरूका लागि म र अरू मानिसहरूमा केही भिन्नता रहेन।”

17 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीले जो भन्थो म गर्नेछु। किनभने म तिमीसंग प्रसन्न छु अनि म तिमीलाई राम्रो जान्दछु।”

18 त्यसपछि मोशाले भने, “अब दया गरी मलाई तपाईंको महिमा देखाउनुहोस्।”

19 तब परमप्रभुले भन्नुभयो, “म मेरा सबै परिपक्व बल्लो धर्म तिम्रो अघाडी जानमा लागि गर्नेछु। म ‘यहोवा’ मेरो नाउँ घोषणा गर्ने छु, किनभने म परिपक्व कल्याण कार्य र प्रेम आफूले मन पराएको मानिसअघि देखाउने छु।

20 तर तिमीले मेरो अनुहारलाई हेर्न असमर्थ हुनेछौ। कुनै पनि मानिसले मलाई हेर्न सक्दैन अनि जिउँदो रहन सक्दैन।”

21 परमप्रभुले भन्नुभयो, “हेर मेरो छेउमा एउटा चट्टान छ अनि तिमी यसमा उभिन सक्छौ।

22 मेरो महिमा त्यहाँ जाने छ। म तिमीलाई त्यस चट्टानमा लामो चर्केको ठाउँमा बसाउनेछु। अनि जब म त्यहाँ जान्छु मेरो हातले तिमीलाई छोप्ने छ।

23 त्यसपछि म मेरो हात हटाउनेछु र तिमीले मेरो पछिल्लिको भाग देख्नेछौ, तर मेरो अनुहार देख्न सक्ने छैनौ।”

34

नयाँ शिला पाटीहरू

1 परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी आफैले पहिलाको जस्तै दुइवटा चेप्टा ढुङ्गाहरू काट। म त्यही शब्दहरू नयाँ ढुङ्गाहरूमाथि लेख्नेछु मैले जुन पहिले तिमीले धूलो पारेको ढुङ्गामाथि लेखेको थिएँ।

2 भोलि बिहानै तयार भएर सँनि पर्वतमा म भएकहाँ आऊ। त्यस पर्वतको टाकुरामा मेरोअघि उभिन।

3 तिमीसित कसैलाई पनि आउन नदेऊ। पर्वतको कुनै ठाउँमा कसैलाई देखिनु हुँदैन। पर्वतको बेसीमा तिमीहरू कसैको गाई, गोरू अथवा भेडाहरू चर्न पाउने छैनन्।”

4 यसकारण अर्को दिन मोशाले दुइवटा चेप्टा ढुङ्गाहरू तयारी बनाए अनि बिहानै उ सँनि पर्वतमाथि चढे। परमप्रभुद्वारा आज्ञा भएका सबै कुरा मोशाले गरे। उनी त्यहाँ ती दुइवटा टुक्रा चेप्टो ढुङ्गा लिएर गए।

5 परमप्रभु उनी भएकहाँ तल पर्वतमाथि बादलमा आउनु भयो अनि मोशाको अघि उभिन भयो। मोशाले परमप्रभुको नाउँको उच्चारण गरे।

6 परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हँ। म कर्णपूर्ण अनि दयालु हँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु।

7 एउटा पुस्तादेखि अर्को पुस्तासम्म परमप्रभुले कृपा देखाउनु हुन्छ। उहाँले मानिसहरूलाई तिनीहरूको दुष्टता, कुकर्म अनि विद्रोहमा क्षमा गर्नुहुन्छ। तर दोषी मानिसलाई टण्ड दिन उहाँ बिर्सिनु हुन्न। तिनीहरूद्वारा गलती गरिएको कारण तिनीहरूका छोरा-छोरीहरू, नाति-पनाति, तिनीहरूका सन्तानले तेषो अथवा चौथो पुस्तासम्म दुःख भोग्नु पर्छ।”

8 तब झट्टै मोशा भुइँमा घोप्टे अनि परमप्रभुको आराधना गरे। तब मोशाले भने,

9 “हे परमप्रभु यदि तपाईं मसित खुशी हुनुहुन्छ भने हामीसँग हिंडुनु होस्। म जान्दछु यी मानिसहरू अटेरी छन् हामीद्वारा कुकर्म गरेकोमा क्षमा गर्नुहोस् अनि हामीलाई तपाईंका आफ्नै मानिसहरू भनी ग्रहण गर्नु होस्।”

10 तब परमप्रभुले भन्नुभयो, “म यो करार तिम्रा सबै मानिसहरूसँग बनाउन गइरहेछु। म यस्तो आश्चर्यजनक कामहरू गर्नेछु जुन यस पृथ्वीको कुनै भूमिमा अथवा राष्ट्रमा कहिल्यै भएका थिएनन्। तिमीहरू प्रत्येकले देख्नेछन् म परमप्रभु अनि महान सर्वोच्च हँ।

11 आज म जुन आज्ञाहरू दिनेछु त्यो पालन गर अनि म एमोरी, कनानी, हिती, परिज्जी, हिब्वी अनि यबूसीहरूलाई भूमि छोडन जोड लगाउनेछु।

- 12 तर होशियार होऊ, कुनै मानिससंग सन्धि नगर जुन भूमिमा तिमीहरू बस गइरहेका छौ। यदि तिमीहरूले तिनीहरूसित सन्धि गर्यौं भने तिनीहरूले तिमीहरूलाई नराप्नो कार्य तिर लैजाण्छन्।
- 13 यसकारण तिनीहरूको वेदीहरू नष्ट गरिदेऊ तिनीहरूका पवित्र खम्बाहरू भत्काइदेऊ अनि तिनीहरूका डण्डाहरू टुक्रा टुक्रा पारिदेऊ।
- 14 अरू कुनै देवताको आराधना नगर। परमप्रभुको नाउ एल-कनाह हो डाह गर्न परमेश्वर।
- 15 “होशियार होऊ त्यस ठाउँमा बसे मानिसहरूसंग कुनै सन्धि नगर, नत्र तिमीहरूले तिनीहरूका देवताहरूको आराधना र अनि बलिदान दिन शुरू गर्ने छौ। तिनीहरूले तिमीहरूलाई बलिदानका भोजन खानु निम्त्याउने छन।
- 16 तिमीहरू तिनीहरूको छोरीहरूलाई तिमीहरूको छोराहरूसित विवाह गरिदिन सक्छौ। तर तिनीहरूका छोरीहरू वेश्या झै झट्टो देवताहरूको आराधना गर्छन्। तिम्रा छोराहरूलाई पनि त्यही गर्न लगाउनु सक्छन्।
- 17 “मूर्तिहरू नबनाऊ।
- 18 “अखमिरे रोटीको चाड मनाऊ। मैले तिमीहरूलाई आज्ञा दिए अनुसार सात दिनसम्म खमीर बिनाको रोटी खाऊ। यो अबीब महीनामा गर, किनभने त्यो त्यही महीनामा हो जब तिमीहरू मिश्र बाहिर आएका थियो।
- 19 “गई वस्तु होस अथवा भेडा तिनीहरूको पशुहरूबाट पहिले जन्मेको मेरो हो।
- 20 प्रत्येक पहिले जन्मेको गधासित थुमा साट्टन सक्छौ। यदि तिमीले थुमासित गधा साट्टेनो भने, तिमीले गधाको मण्टो भाँचि दिनुपर्छ। तिमीहरूले मबाट आफ्नो छोराहरूको उद्धार गर्नुपर्छ। कुनै मानिस मेरोअधि बिना भेटी आउनु हुँदैन।
- 21 “तिमीले छ दिन काम गर्नेछौ र सातौं दिन विश्राम लिनु पर्छ। यो विश्राम तिमीहरूले बाली रोप्ने र उठाउने समयमा पनि लिनु पर्छ।
- 22 “साताको चाड पहिलो अन्न बाली उठाऊ र मनाऊ। अन्न भित्र्याउने चाड ऋतुको आखिरमा मनाऊ।
- 23 “वर्षमा तीन पल्ट सबै इस्राएली मानिसहरू र तिनीहरूका छोराहरू परमप्रभु तिनीहरूका स्वामी इस्राएलका परमेश्वरकहाँ जानु पर्छ।
- 24 “तिमीहरू जब आफ्नो भूमिमा जानेछौ म तिमीहरूका शत्रुहरूलाई बलपूर्वक भगाईदिनेछु। म तिमीहरूको भूमिको सिमाना विस्तारित गर्नेछु। जब तिमीहरू वर्षमा तीन पल्ट परमप्रभु आफ्नो परमेश्वरको सामुने जान्छौ तिमीहरूको भूमि कसैले पनि लाने चेष्टा गर्ने छैन।
- 25 “जब तिमीले मलाई बलिदान चढाउँछौ, रगतसंग कुनै खमीर नचढाऊ।
- 26 “निस्तार चाडको मासु अर्को बिहानसम्म नराख।
- 27 “तिमीहरूको फसलबाट पहिलो अन्नहरू परमप्रभु तिमीहरूका परमेश्वरको घरमा ल्याऊ।
- “कलिलो पाठीलाई त्यसकी माऊको दूधमा नै पकाउनु हुँदैन।”
- 27 परमप्रभुले मोशालाई भन्नु भयो, “मैले तिमीलाई भनेका सबै कुराहरू लेख। यी कुराहरू करार हुन, जुन मैले तिमी र इस्राएलीहरूसंग गरिरहेकोछु।”
- 28 त्यहाँ मोशा चालीस दिन र चालीस रातसम्म परमप्रभुसंग बसे। तिनले न ता केही खाए न ता पिए। मोशाले करारका वचनहरू अर्थात् दश आज्ञाहरू दुइवटा पाटीहरूमा लेखे।

मोशाको उज्ज्वल अनुहार

- 29 त्यसपछि मोशा सँनि पर्वतबाट तल आए। उनले आफूसित दुइ शिला-पाटीहरू ल्याए। मोशाले थाह पाएन उनको अनुहार चम्किरहेको थियो किनभने उनले परमप्रभुसंग कुरा गरेका थिए।
- 30 हासन र इस्राएली मानिसहरूले देखे मोशाको अनुहार चम्किरहेको थियो। तिनीहरू उनको छेउमा जान डराए।
- 31 मोशाले हासन अनि सबै बडा-प्रधानहरूलाई आफूसित बस बोलाए। मोशाले तिनीहरूसंग कुरा गरे।
- 32 त्यसपछि इस्राएलीहरू मोशाको छेउमा आए अनि उनले परमप्रभु द्वारा सँनि पर्वतमाथि दिनु भएको ती आज्ञाहरू तिनीहरूलाई दिए।
- 33 जब तिनले मानिसहरूसित कुरा गरी सके पछि तिनले आफ्नो अनुहार ढाके।
- 34 कुनै पनि समय जब मोशा कुरा गर्नको निम्ति परमप्रभुअधि जान्थे आफ्नो अनुहार नढाकी जान्थे। त्यसपछि मोशा बाहिर आए परमप्रभुले दिनु भएको आज्ञाहरू इस्राएलका मानिसहरूसँगै सुनाउथे।
- 35 इस्राएली मानिसहरूले मोशाको अनुहार चम्किरहेको देखे। यसकारण अर्को पल्ट परमप्रभुसंग कुरा गर्न नजाउञ्जेलसम्म मोशाले आफ्नो अनुहार छोपिरहे।

35

विश्राम-दिन विषयमा नियमहरू

- 1 मोशाले सबै इस्राएलीहरूलाई एक जगामा भेला पारे अनि तिनीहरूलाई भने, “परमप्रभुका आज्ञाहरू म तिमीहरूलाई भन्छु।
- 2 “काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारितु नै पर्छ।
- 3 विश्राम दिनमा तिमीहरूले तिमीहरू बसेको भूमिमा आगो पनि बाल्नु हुँदैन।”

पवित्र पालको निम्ति सामग्री

- 4 इस्राएलका सबै मानिसहरूलाई मोशाले भने, “परमप्रभुले दिनु भएको आज्ञा यही हो।
- 5 परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, कौसा,
- 6 निलो, बैजनी अनि रातो धागो र मसिनो सूती कपडा, र बाखाको भुत्ला,
- 7 तन्काएको बाखाको छाला, नरम छाला र बबुलको काठ।
- 8 दीयोको निम्ति तेल, अभिषेक तेल बनाउनको निम्ति मसला र सुगन्धित धूपको निम्ति मसला।
- 9 गोमेटक-रत्र तथा एपोदमा र न्यायको थैलीमा कुदाउने अरू रत्नहरू ल्याऊ।
- 10 “तिमीहरू जो निष्ण कर्मीहरू छौ, परमप्रभुले गर्नु भन्नु भएको आज्ञा अनुसरण गरेर सब चीजहरू बनाउनु पर्छ।
- 11 पवित्र पाल, त्यसको बाहिरी पाल र त्यसलाई आवरणहरू, अंकुसे, बार, खम्बा अनि आधारहरू,
- 12 पवित्र सन्दूक, त्यसका डण्डाहरू अनि आवरण र पर्दा जसले पवित्र सन्दूक राखिने जग्गा ढाक्नेछ।
- 13 टेबल अनि यसको डण्डाहरू र यसको चीज-बीजहरू जो टेबलमाथि राखिन्छ अनि विशेष रोटी परमप्रभुको अघाडी राखिन्छ।
- 14 बत्तीको निम्ति सामदान, त्यसले सबै सामग्रीहरूमा प्रकाश दिन्छ, अनि तेल त्यो जलेर प्रकाश दिन्छ।

- 15 धूपको निम्ति वेदी अनि त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल, अनि सुगन्धित धूप र पवित्र पालको प्रवेशद्वारमा लगाइने पर्दा,
- 16 होमबलिको निम्ति वेदी अनि काँसाको कोरेसो डण्डाहरू अनि वेदीमा प्रयोग गरिने सबै चीजहरू, काँसाको बटुका र तिनका आधार,
- 17 आँगन वरिपरिको पर्दा। तिनीहरूका डण्डाहरू र आधार जुन आँगनको फाटकमा राखिएको थियो।
- 18 चुकुलहरूले पवित्र पाल अनि आँगनका वरिपरिको पर्दाहरू अडाउनलाई प्रयोग गरिएका चुकुलहरू स्थिर राख्छन् अनि डोरी जसले ती चुकुललाई बाधेर राख्छ।
- 19 पवित्र स्थानमा पूजाहारीहरूले विशेष बुनेको लुगा लगाउनु पर्छ। हास्रन अनि उसका छोराहरूले पूजाहारी भई सेवा गर्दा यी पोशाकहरू लगाउँथे।”

मानिसहरूबाट महाउपहारहरू

- 20 तब इस्राएली मानिसहरू मोशालाई छोडेर गए।
- 21 तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो।
- 22 सबै पुरुष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।
- 23 प्रत्येक मानिसहरू जोसित मिहीन सुती अथवा निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा थिए, परमप्रभुलाई चढाउन ल्याए। प्रत्येक मानिस जससित बाखाका भुत्ला अनि सुकाएको बाखाको छाला अथवा मिहीन छाला थियो ती छालाहरू परमप्रभुलाई चढाउन ल्याए।
- 24 प्रत्येक जोसंग चाँदी अथवा काँसा थियो परमप्रभुका विशेष भेटीहरू स्वस्फ चढाए। जोसंग बबुलको काठ थियो यो काममा प्रयोग गराउनु ल्याए।
- 25 प्रत्येक निपुण स्त्रीहरूले मसिनो सुती कपडा, निलो, बैजनी अनि रातो धागो बनाए।
- 26 ती सबै स्त्रीहरू जो निपुण थिए अनि सहायता गर्न चाहन्थे तिनीहरूले पनि बाखाको भुत्लाबाट लुगाहरू बनाए।
- 27 नायक मानिसहरूले पनि गोमेद अनि र अन्य रत्नहरू ल्याए। यी रत्नहरू एपोद अनि न्याय शैलीमाथि लगाए।
- 28 मानिसहरूले मसला र भद्राक्षको तेल पनि ल्याए। ती चीजहरू सुगन्धित धूप, अभिषेक तेल बत्तीको निम्ति तेल प्रयोग गरियो।
- 29 इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।

बजलेल र ओहोलीआब

- 30 तब इस्राएली मानिसहरूलाई मोशाले भने, “हेर, यहूदा कुल समूहका ऊरीका छोरो बजलेललाई परमप्रभुले चुन्यो भयो। (ऊरी हरका छोरा हुन।)”
- 31 परमप्रभुले बजलेलमा परमेस्वरको आत्मा भर्नु भयो। उहाँले बजलेललाई सब प्रकारको सीप र ज्ञान दिनुभएको छ।
- 32 उसले सुन, चाँदी अनि पीतलमा कसरी आकार बनाउनु पर्छ जान्दछ।
- 33 उसले पत्थर तथा गहनाहरू चाहिए अनुसार कुँद्न सक्छ। उसले काठमा खोपन अनि काठबाट सबै प्रकारको चीजहरू बनाउन सक्छ।
- 34 परमप्रभुले बजलेल र ओहोलीआबलाई विशेष सीप दिनु भएकोछ र तिनीहरूले अरू मानिसहरूलाई पनि सिकाउन सक्छन्। (ओहोलीआब दान कुल समूहका अहीसामाकको छोरो हो।)
- 35 परमप्रभुले तिनीहरूलाई काठ र धातुमा। कुँद्रे र बुट्टा बनाउने अनि निलो, बैजनी अनि रातो धागोबाट लुगा अनि मिहीन सुती लुगा बनाउने सीप दिनु भएको छ।

36

- 1 “यसकारण बजलेल, ओहोलीआब अनि अरू सबै निपुण कर्मीहरूलाई आज्ञा परमप्रभुले दिनुभएको अनुसारका चीज बनाउनु पर्छ। परमप्रभुले पवित्र स्थान बनाउन आवश्यक पर्ने चीज बनाउनु ती निपुण कर्मीहरूलाई सीप दिनु भयो।”
- 2 त्यसपछि मोशाले बजलेल, ओहोलीआब अनि अरू सबै निपुण मानिसहरूलाई बोलाए ज-जसलाई परमप्रभुले विशेष ज्ञान दिनुभएको थियो। ती मानिसहरू पनि आए किनभने तिनीहरूले यो काममा सहायता गर्न चाहन्थे।
- 3 मोशाले तिनीहरूलाई ती सबै चीजहरू दिए जो इस्राएली मानिसहरूले परमप्रभुको निम्ति उपहार स्वस्फ ल्याएका थिए अनि तिनीहरूले ती सबै चीजहरू पवित्र स्थान निर्माण गर्न प्रयोग गरे। मानिसहरूले प्रत्येक बिहान भेटीहरू ल्याए।
- 4 आखिरमा ती सबै कर्मीहरूले तिनीहरूले गर्दै गरेको काम रोके। तिनीहरू मोशाकहाँ गए र भने,
- 5 “मानिसहरूले उपहारहरू धेरै ल्याए। अहिले हामीसंग परमप्रभुले आज्ञा गर्नु भए अनुसार चीजहरू बनाउन चाहे भन्दा प्रशस्त समानहरू छन्।”
- 6 तब मोशाले पूरे छाउनीमा यो समाचार पठाए, “अब कुनै पनि पुरुष अथवा स्त्रीले पवित्र स्थानका निम्ति केही पनि भेटी ल्याउनु पर्दैन।” यसकारण मानिसहरूले भेटीहरू ल्याउन रोके।
- 7 मानिसहरूले आवश्यक भन्दा बेशी भेटीहरू पठाए।

पवित्र पाल

- 8 तब निपुण कर्मीहरूले पवित्र पाल निर्माण गर्न शुरू गरे। तिनीहरूले मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोहरू बाट दशवटा पर्दाहरू बनाए। तिनीहरूले प्रत्येक पर्दाहरूमाथि कसब स्वर्गदूतको बुट्टा बनाए।
- 9 त्यहाँ बनिएका प्रत्येक पर्दा एउटै नापको थिए। 28 हात लामो अनि 4 हात चौडाई भएको।
- 10 ती कर्मीहरूले पाँचवटा पर्दाहरूलाई जोडेर एउटा बनाए, अनि तिनीहरूले अर्को पाँचवटा पर्दाहरूलाईसँगै जोडेर अर्को एउटा पर्दा बनाए।
- 11 पहिलाको पर्दाको अन्तिम किनारामा सुकाँउनी बनाउन तिनीहरूले निलो लुगा प्रयोग गरे। तिनीहरूले अर्को समूहको अन्तिममा पनि त्यसै गरे।
- 12 एक समूहको अन्तिम पर्दामा पचास सुकाँउनी र अर्को समूहको अन्तिम पर्दामा पनि पचास सुकाँउनीहरू थिए। सुकाँउनीहरू एकाकी थिए।
- 13 त्यसपछि तिनीहरूले सुनका पचासवटा अंकुसेहरू ती दुई पर्दालाई जोडन बनाए अनि यसरी पवित्र पालसँगै जोडिए एउटै भयो।
- 14 त्यसपछि कर्मीहरूले पवित्र पाल ढाक्नको निम्ति अर्को एउटा पाल बनाए। तिनीहरूले एघारवटा पर्दाहरू बनाउन बाखाको भुत्ला प्रयोग गरे।
- 15 तीस हात लामो अनि चार हात चौडा सबै पर्दाहरू एउटा नापका बनाए।
- 16 ती कर्मीहरूले पाँचवटा पर्दा जोडेर एउटा ठूलो र फेरि छ वटा पर्दा जोडेर अर्को समूह बनाए।
- 17 एक समूहको आखिरी पर्दाको अन्तिम किनारामा तिनीहरूले पचासवटा प्वालहरू पारे अनि अर्को समूहको अन्तिम किनारामा पनि पचासवटा प्वालहरू पारे।
- 18 ती दुई समूहका पर्दाहरू जोडेर एउटा पाल बनाउन तिनीहरूले काँसाको पचासवटा अंकुसे बनाए।

- 19 तब तिनीहरूले पवित्र पालको निम्ति अन्न दुइवटा आवरणहरू बनाए। एउटा आवरण रातो रंगले रंगाएको भेडाको छालाबाट अनि अरु नरम छालाहरूबाट बनाए।
- 20 तब तिनीहरूले बबुल काठको फल्याकहरू पवित्र स्थानलाई सहायता गर्न बनाए।
- 21 प्रत्येक फल्याक दश हात लामा अनि एक हात आधा चौडाइको थियो।
- 22 प्रत्येक फल्याक बनाउदा दुइवटा खम्बाहरू एका अर्कोमा बाध्नाको भुत्लासित जोडिएका थिए। यी सबै फल्याकहरू पवित्र स्थानको निम्ति थिए।
- 23 पवित्र स्थानको दक्षिण पट्टिको निम्ति तिनीहरूले बीसवटा फल्याकहरू बनाए।
- 24 त्यसपछि तिनीहरूले चालीसवटा चाँदीको आधारहरू बनाए तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए।
- 25 तिनीहरूले पवित्र पालको उत्तर पट्टिको निम्ति पनि बीसवटा फल्याकहरू बनाए।
- 26 तिनीहरूले चालीसवटा आधारहरू बनाए, तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए।
- 27 पवित्र पालको पश्चिम भागको तिनीहरूले अझै छवटा फल्याकहरू तैयार गरे।
- 28 पवित्र पालको पछिल्लिरको कुनाको निम्ति पनि तिनीहरूले दुइवटा फल्याकहरू बनाए।
- 29 अनि यी फल्याकहरू तल सबै सँगै जोडिएका थिए। माथिल्लो भागमा कुनाका फल्याकहरू एउटा अंकुसेले जोडिएका थिए। ती कर्मीहरूले अरु कुनाका फल्याकहरू पनि त्यसरी नै जोडेका थिए।
- 30 यसकारण त्यहाँ जम्मा आठवटा फल्याकहरू अनि प्रत्येक फल्याकको दुइवटा आधारहरू थिए, जम्मा सोह्रवटा चाँदीका आधारहरू थिए।
- 31 कर्मीहरूले बबुलको काठ पवित्र पालको एक पट्टिको फल्याक पाँच पट्टी बनाउन प्रयोग गरे।
- 32 प्रयोग गरे अर्को पट्टिको फल्याकहरूको निम्ति पाँचवटा पट्टीहरू अनि पवित्र पालको पछि पट्टिको फल्याकहरूको पश्चिम पट्टि।
- 33 तिनीहरूले मध्य फल्याकहरूबाट एक कुना देखि अर्को कुनासम्म छिराए पठाउनलाई बनाए।
- 34 तिनीहरूले यी फल्याकहरूलाई सुनले मोहोरे। तब तिनीहरूले पट्टी समाद्रको निम्ति मुन्द्राहरू बनाए। तिनीहरूले बारहरूलाई सुनले मोहोरे।
- 35 तिनीहरूले महापवित्र स्थानका पर्दाहरू बनाउदा मिहीन निलो सूती लुगा बैजनी र रातो धागो प्रयोग गरे अनि तिनीहरूले मिहीन सूती लुगामाथि कस्तुर स्वर्गदूतको चित्रमा बुढा भए।
- 36 तिनीहरूले बबुल काठको चारवटा खम्बाहरू बनाए सुनले मोहोरे। ती खम्बाहरूका निम्ति सुनको अंकुसेहरू बनाए। तिनीहरूले ती खम्बाहरूको निम्ति चारवटा चाँदीका आधारहरू पनि बनाए।
- 37 त्यसपछि पवित्र पालको प्रवेशद्वार ढाक्न तिनीहरूले पर्दा बनाए। यस पर्दाको निम्ति मिहीन सूती अनि निलो, बैजनी अनि रातो धागो प्रयोग गरे र पर्दामा नक्शा सिलाए।
- 38 प्रयोग द्वारमाथि पर्दाको लागि तिनीहरूले पाँचवटा खम्बाहरू तथा अंकुसेहरू बनाए खम्बाका सुकाउनीहरू र पर्दाका खाम्बालाई सुनले मोहोरे। ती पाँचवटा खम्बाको लागि तिनीहरूले पाँचवटा आधारहरू बनाए।

37

कारको सन्दूक

- 1 बजलेलले बबुल काठको पवित्र सन्दूक बनाए। त्यो सन्दूकको लम्बाई दुइ हात आधा, चौडाइ र उचाइ एक हात आधाको थियो।
- 2 त्यसको भित्र र बाहिर उसले सुनले मोहोर्यो उसले सन्दूकको वरिपरि सबैमा सुनको घेरा बनाए।
- 3 सन्दूकको एकपट्टि दुइवटा मुन्दी लगाए।
- 4 उसले बबुल काठका डण्डाहरू बनाए अनि तिनीहरूलाई सुनले मोहोरी दियो।
- 5 उसले डण्डाहरू सन्दूकको दुवै भागमा भएका मुन्दीहरू भित्र घुसायो। यी डण्डाहरू सन्दूक बोक्न प्रयोग गर्थे।
- 6 तब सन्दूकको आवरण शुद्ध सुनले बनाए। यो दुइ हात आधा लामो अनि एक हात आधा चौडाइको थियो।
- 7 तब आवरणको प्रत्येक छेउममा बजलेलले कस्तुर स्वर्गदूतको सुनको दुइवटा आकृतितरु बुँदै।
- 8 उनले एउटा कस्तुर स्वर्गदूतलाई आसनको एक छेउमा राखे, उनले अर्को कस्तुर स्वर्गदूतलाई आसनको अर्को छेउमा राख्यो, र कस्तुर स्वर्गदूतलाई आसनसित जोडे तिनीहरू एउटै भए।
- 9 कस्तुर स्वर्गदूतका पर्खेटाहरू आसनमाथि फैलिएका थिए, र तिनीहरूले त्यसलाई ढाकेका थिए। स्वर्गदूतहरू एक-अर्काका सम्मुख आसनभित्र हेरिरहेका थिए।

विशेष टेबल

- 10 बजलेलले बबुल काठबाट एउटा टेबल बनाए। यो टेबलको लम्बाई दुइ हात चौडाइ एक हात अनि एक हात आधा उँचाई थियो।
- 11 उनले टेबललाई शुद्ध सुनले मोहोरी दिए अनि सुनको घेरा टेबलको वरिपरि बनाए।
- 12 उनले टेबलको वरिपरि चार औलो ठूलो तात्ता बनायो। उनले फल्याकको वरिपरि सबैतिर सुनले मोहोरी दियो।
- 13 फेरि उनले सुनको चारवटा मुन्दीहरू बनाए र त्यस टेबलको चारकुनामा र खुट्टाको छेउमा लगाए।
- 14 उनले फल्याकको नजिकै मुन्दीहरूलाई जोडे। डण्डाहरू मुन्दीहरूभित्र टेबल बोक्न लगाए।
- 15 तब उनले बबुल काठको डण्डा बनाए अनि यसलाई सुनले मोहोर्यो। ती डण्डाहरू टेबल बोक्नुमा प्रयोग गर्थे।
- 16 त्यसपछि उनले टेबलमा प्रयोग गरिने वस्तुहरू थालहरू, धुपौरोहरू, कोपरा पेयबलि चढाउन गागी बनाए। यी सबै शुद्ध सुनबाट बनाए।

सामदान

- 17 त्यसपछि उनले सामदान बनाए। उनले शुद्ध सुनलाई मार्तोलले कुटेर सामदानको आधार अनि डण्डा बनाए। तब उनले कोपिला, फूल र पत्र बनाए एकै ठाँउ जोडे।
- 18 त्यो सामदानको एकापट्टि तीनवटा र अर्को तिर तीनवटा गरी जम्मा छ वटा शाखाहरू थिए।
- 19 प्रत्येक शाखामा तीनवटा फूलहरू थिए। यी फूलहरू बदामको फल जस्तै र त्यससित कोपिला र पत्रहरू पनि थिए।
- 20 त्यो सामदानको डण्डामा चारवटा फूलहरू थिए। तिनीहरूको आकार बदामको फूलसित कोपिला अनि पालहरू जस्ता थिए।
- 21 सामदानका दुइ पाटाबाट निकालिएको तीन तीनवटा गरी छवटा शाखामा फूल, कोपिला र पत्रहरू थिए। ती फूलहरू शाखा निस्किएको ठाँउमा थिए।

- 22 सबै फूल सामदानको, हागाहरू शुद्ध सुनबाट बनाए। यी सबै भाग एउटै बनाउनलाई सगै जोडिएका थिए।
 23 उनले सामदानको निम्ति सातवटा दियोहरू बनाए। उनले शुद्ध सुनबाट सलेदो मिलाउने थाली बनाए।
 24 उनले एक तोडा शुद्ध सुनको सामदान अनि सबै सामग्री बनाए।

धूप जलाउँनको निम्ति वेदी

- 25 बजलेलले वेदी बनाउनका लागि बबूल काठका उपयोग गरे। यो वेदी धूप बालनमा उपयोग हुन्थ्यो। यो एक हात लामो, एक हात चौडा अनि दुइ हात उँचाईको थियो। यो वेदी वर्गकार थियो। प्रत्येक कुनामा एक-एकवटा गरी यस वेदीमा चावटा सीडहरू थिए। यी सीडहरू एउटै बनाउनलाई वेदीसित जोडिएको थियो।
 26 उनले सिडहरूमाथि अनि सीडका पाटाहरू शुद्ध सुन त्यसपछि वेदीको वरिपरि सुन पगालेर घेरा ठोके।
 27 उनले सुनको दुइवटा मण्डपहरू बनाए वेदीको दुबै पट्टि मोहोरेको भित्र जोडीदिए। यी मुन्दीहरू वेदी उठाएर कतै लौंदा डण्डाहरू घुसार्ने काममा प्रयोग हुन्थे।
 28 उनले त्यसपछि बबूल काठको डण्डा बनाएर त्यसलाई सुनले मोहोरे।
 29 त्यसपछि उनले अभिषेक गर्ने पवित्र तेल अनि सुगन्धित शुद्ध धूप बनाए। उनले सबै चीजहरू सुगन्धित अन्तर बनाउनेले सै बनाए।

38

होमबलिको निम्ति वेदी

- 1 त्यसपछि बजलेलले होमबलिको निम्ति बबूल काठको एउटा वेदी बनाए। यो वेदी पाँच हात लामो, पाँच हात चौडा अनि तीन हात अग्लो थियो।
 2 उनले यस वेदीको चार कुनामा लगाउन चारवटा सीडहरू बनाए। उनले वेदीलाई काँसाले मोहरे।
 3 त्यसपछि उनले त्यस वेदीमा प्रयोग गरिने हतियारहरू सबै काँसाकै बनाए। उनले भाँडाहरू, कर्बुहरू, काँटा र तावाहरू सबै काँसाको बनाए।
 4 त्यसपछि उनले वेदीको निम्ति एउटा जाली बनाए अनि यसको मनि उसले किनारा राख्यो। यो वेदीको आधा भागसम्म पुगेको थियो।
 5 त्यसपछि उनले डण्डाहरूलाई समग्र चारवटा काँसाको मुन्दीहरू बनायो। यी मुन्दीहरू चार किनाराहरूमा थिए।
 6 उसले वेदी बोक्ने डण्डा बबूल काठका बनाएर त्यसलाई काँसाले मोहरे।
 7 वेदी बोक्न मुन्दीहरूमा डण्डा हाले। वेदी रित्तो सन्दुक सै खोक्रो फल्याकले बनिएको थियो।
 8 उनले काँसाको बाटा र त्यसलाई अडाउने आधारहरू बनाए। उनले काँसाको ऐना बनायो जुन ती आइमाईहरूले चढाएका थिए। यी आइमाईहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्थे।

पवित्र पाल वरिपरिको आँगन

- 9 उनले सबै आँगनको वरिपरि पर्दाहरूको पर्खाल बनाए। दक्षिणति एक सय हात लामो पर्दाहरू पर्खाल बनाए। पर्दाहरू मिहीन सुती लगाएको बनाए।
 10 बीसवटा खम्बाहरूले दक्षिण तिरको पर्दाहरूलाई सहारा दिएको थिए। ती खम्बाहरू बीसवटा काँसाका आधारहरूमाथि थिए। खम्बाहरू र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए।
 11 आँगनको उत्तर तिर एक सय हात लामो पर्दाहरूको बार जस्तो थियो। त्यहाँ पनि बीसवटा खम्बाहरू र तिनीहरूलाई अडाउन बीसवटा खम्बाको निम्ति काँसाका आधारहरू थिए। खम्बा र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए।
 12 आँगनको पश्चिम तिर पचास हात लामो पर्दाहरूको बार थियो। त्यहाँ दशवटा खम्बाहरू र दशवटा आधारहरू थिए। खम्बाहरू र पर्दाको लागि अंकुसहरू चाँदीका बनाएको थिए।
 13 आँगनको पूर्व पट्टिको लम्बाई पचास हात थियो। आँगनको प्रवेशद्वार यही दिशामा थियो।
 14 प्रवेशद्वारको एकापट्टि भएको पर्दाको पर्खालको लम्बाई पन्ध्र हात थियो। त्यता पट्टि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए।
 15 प्रवेशद्वारको अर्को तिरको पर्खालको लम्बाई पनि पन्ध्र नै थियो। त्यहाँ पनि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए।
 16 आँगन वरिपरि लगाइएका पर्दाहरू मिहीन सुती लगाए बनिएका थिए।
 17 खम्बाको निम्ति आधारहरू काँसाको बनिएका थिए। अंकुसेहरू र पर्दाका डण्डाहरू चाँदीले बनिएका थिए। खम्बाकोमाथिल्लो भाग चाँदीले मोहोरेको थियो। आँगनमा लगाइएका सबै खम्बाका पर्दामा चाँदीको डण्डाहरू लगाइएका थिए।
 18 आँगनको मूलद्वारमा लगाइएका पर्दाहरू मिहीन सुती लगाए बनिएको र रातो, बैजनी र निलो धागोले बुटा भएका थिए। पर्दाहरूमा बुटा बनाइएको थियो। आँगन वरिपरिका पर्दा बीस हात लामो र पाँच हात अग्लो थिए।
 19 यो पर्दालाई काँसाको आधारमा उभ्याइएका चारवटा खम्बाहरूमा अंकुसेहरू थियो। खम्बाहरूसित लगाइएको अडकुसेहरू चाँदीका थिए। पर्दाका डण्डाहरू र खम्बाका शिरमा चाँदीले मोहोरिएका थिए।
 20 पवित्र पालको र आँगन वरिपरि लगाइएका पर्दाका कीलाहरू काँसाले बनिएका थिए।
 21 पवित्र पालमा प्रयोग गरिएका सबै चीजहरूको सूची बनाउन मोशाले लेवी मानिसहरूलाई आज्ञा दिए। जस्तै करारको मण्डप हास्नका छोरो ईतामार त्यो सूची बनाउने मानिस थियो।
 22 यहूदा वंशको नाति अनि ऊरीका छोरो बजलेलले प्रत्येक चीज मोशालाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार बनाए।
 23 दान वंशको अहीसामाकको छोरो ओहोलीआबले पनि उसलाई सहायता पुर्याए। ओहोलीआब एक शिल्प कर्मी तथा चित्रकार थिए। ऊ पनि मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोले बुटा बुन्नु निपुण थिए।
 24 पवित्र स्थान निर्माण गर्न उन्नतीस तोडा र सात सय तीस शेकेलभन्दा ज्यादा सुन परमप्रभुलाई बलिदानको रूपमा भेटी चढाए। (यो ओजोन मन्दिरका अधिकारी अनुसार थियो।)
 25 सबै गन्ती गरिएका मानिसहरूले लगभग एक सय तोडा अझै एक हजार सात सय पचत्तर शेकेल चाँदीहरू चढाए। (अधिकारीहरू द्वारा गरिएको ओजोन)
 26 त्यहाँ छ लाख तीन हजार पाँच सय पचास जना मानिसहरू (बीस वर्ष अथवा त्यो भन्दा ज्यादा उमेर मानिसहरूको गन्ती गरिएको थियो।) प्रत्येक मानिसले अधिकारीले प्रयोग गरेको ओजोन अनुसार आधा शेकेल चाँदी तिर्नु पर्थ्यो।
 27 परमप्रभुको पवित्र पाल अनि पर्दाहरूको निम्ति एक सय आधारहरू बनाउँदा तिनीहरूले एक सय तोडा चाँदी प्रयोग गरे। तिनीहरूले प्रत्येक आधारको निम्ति एक तोडा चाँदी खर्च गरे।
 28 थोरैभन्दा थोरै सत्र सय पचहत्तर शेकेल चाँदी पर्दाको निम्ति अंकुसेहरू बनाउन र खम्बाहरू मोहोर्ने प्रयोग गरे।
 29 अनि सत्तर तोडा अनि दुइ हजार चार सय शेकेल काँसा भन्दा बेशी परमप्रभुका निम्ति चढायो।

30 त्यो काँसा भेट हुने पालको प्रवेशद्वारको आधारहरू बनाउनमा प्रयोग गरे। तिनीहरूले पीतलको वेदी, काँसाको जाली र वेदीमा चाहिने समानहरू बनाए।

31 काँसा आँगन वरिपरि र प्रवेश द्वारको पर्दाहरूको निम्ति आधारहरू बनाउन पनि प्रयोग गरे। अनि पवित्र पालको कीलाहरू र आँगन वरिपरिका पर्दाको कीलाहरू बनाउँदा पनि प्रयोग गरे।

39

पूजाहारीहरूका विशेष पोशाकहरू

1 पूजाहारीहरूले पवित्र स्थानमा सेवा गर्दा लगाउने विशेष लुगाहरू बनाउदा ती चित्रकारहरूले निलो, बैजनी अनि रातो धागोको प्रयोग गरे। परमप्रभुले मोशालाई आज्ञाहरू दिए अनुसार तिनीहरूले हास्रनको निम्ति विशेष लुगाहरू बनाए।

एपोद

2 तिनीहरूले एपोद सुनको धागो, मिहीन सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोले बनाए।

3 तिनीहरूले सुनलाई पिटेर पातलो च्याप्टो पारे अनि त्यसलाई काटेर धागो बनाए। तिनीहरूले यी धागोलाई दक्षतापूर्वक मसिनो सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोहरूसित मिलाएर काम गरे।

4 तिनीहरूले एपोदको निम्ति काँचको टुक्राहरू बनाए अनि एपोदको दुइवटा छेउ बाँधिदिए।

5 एपोद जस्तै तिनीहरूले यो मिहीन सुती लुगा सुनको धागो, निलो बैजनी अनि रातो धागोले बनाए। तिनीहरूले यसलाई परमेस्वरले मोशालाई आज्ञा दिनु भए अनुसार बनाए।

6 ती शिल्पकारहरूले एपोदको सुनको घेराहरूमा गोमेद पनि लगाए। त्यसका मणिहरूमा तिनीहरूले इस्राएलीहरूको छोराको नाउँ कुँदै।

7 तिनीहरूले यी मणिहरू एपोदको कुमका टुक्राहरूमा जोडिदिए। यी मणिहरूले परमेस्वरलाई इस्राएलीहरूको सम्झना गराउँछन्। तिनीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।

न्यायको छाती -पाता

8 तब तिनीहरूले न्यायको थैली बनाए। एपोद झै यो निपुणता पूर्वक बनाए। यो सुनको धागो, मसिनो मिहीन सुती लुगा, निलो, बैजनी र रातो धागोले बनाइएको थियो।

9 न्यायको छाती-पाता वर्गादार जेब बनाउन पट्टाएर आधा बनाइएको थियो। यो एक बिता लामो अनि एक बिता चौडाको थियो।

10 त्यसपछि कर्मीहरूले न्यायको छाती-पातामाथि सुन्दर रत्नहरूको चार लहर गरी मणि लगाए। पहिलो लहरमा माणिक, पुष्पराज र पन्ना थियो।

11 दोस्रो लहरमा नीर लाल हीरा थियो।

12 तेस्रो लहरमा धमकान्त, सूर्यकान्त र मँतिस थियो।

13 अनि चौथोमा लहर पियोज, गोमेद र स्फटिकको थियो। यी मणिहरू सुन कुँदैएका थिए।

14 न्यायको छाती-पाता भित्र बाह्रवटा रत्नहरू थिए। त्यहाँ एउटा रत्न इस्राएलीको प्रत्येक वंशका निम्ति थियो। प्रत्येक इस्राएलीको नाउँ एउटा रत्नमाथि छापिएको थियो।

15 न्यायको छाती-पाताको निम्ति कर्मीहरूले शुद्ध सुनका दुइवटा साङ्गली बनाए। ती साँझगलीहरू डोरी झै बटारिएका थिए।

16 तिनीहरूले सुनको दुइवटा मुन्दीहरू बनाए न्यायको थैली दुइ कुनामा अड्काए। तिनीहरूले सुनको दुइवटा घेराहरू (कुनामाथि एपोदको लागि टुक्राहरू) बनाए।

17 तिनीहरूले थैलीको कुनाहरूमा सुनको मुन्दीहरूबाट साँझगली हाले।

18 तिनीहरूले सुनको साँझगलीको अर्को पट्टिको अन्त कुमको जोडेको घेरा सुनमा लगाए। तिनीहरूले यो एपोदको अधिल्लो भागमा बाँधे।

19 तिनीहरूले न्यायको छाती-पातामा अन्य दुइ कुनामा अरू दुइवटा सुनको मुन्दीहरू जोडे। यो एपोदको छेउमा न्यायको छाती-पाताको किनारा भित्रपट्टि थियो।

20 तिनीहरूले सुनका दुइवटा मुन्दीहरू एपोदको काँचको टुक्रामा लगाए। यो मुन्दीहरू गाँसिने ठाउँको छेउमा पेटीको अलिकतिमाथि थियो।

21 त्यसपछि तिनीहरूले न्याय थैलीमाथिको मुन्दीहरूदेखि एपोदमाथिको मुन्दीहरू बाँध्न निलो डोरी प्रयोग गरे। यसप्रकारले न्याय थैली एपोदसित बलियोसँग बाँध्न सकिन्थ्यो। तिनीहरूले प्रत्येक चीज परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार नै गरे।

पूजाहारीहरूको निम्ति अन्य पोशाकहरू

22 त्यसपछि तिनीहरूले एपोदको निम्ति लबेदा बनाए। निपुण शिल्पकारले बुनेको निलो लुगाबाट तिनीहरूले यो लबेदा बनाए।

23 लबेदाको बीचमा तिनीहरूले एउटा दुलो पारे अनि त्यस दुलोको वरिपरि एउटा लुगाको टुक्रा लगाएर सिलाए जसले गर्दा त्यो दुलोको छेउ नच्यतियोस।

24 तिनीहरूले मसिनो गरी बाटोको सुतीको लुगा अनि निलो, बैजनी अनि राता धागाहरू प्रयोग गरेर सबै लुगाको फेरा वरिपरि दारिमहरू बनाए।

25 फेरि तिनीहरूले शुद्ध सुनका घण्टीहरू बनाए अनि तिनीहरूले ती घण्टीहरूलाई लुगाको फेरामा दारिमहरूको बीचमा झुण्डाइदिए।

26 परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार नै तिनीहरूले घण्टीहरू अनि दारिमहरू एकपछि अर्को गर्दै पोशाकको फेरामा वरिपरि झुण्डाइदिए।

27 निपुण शिल्पकारहरूले हास्रन र तिनका छोराहरूको निम्ति कमेजहरू बुने। यी कमेजहरू मसिनो सुती कपडाबाट बनिएका थिए।

28 ती शिल्पीहरूले मसिनो सुती लुगाले फेटाहरू पनि बनाए। टोपी अनि भित्री लुगाहरू पनि तिनीहरूले मिहीन सुती लुगाबाट बनाए।

29 जस्तो मोशालाई परमप्रभुले आज्ञा दिनु भएको थियो, तिनीहरूले मसिनो सुतीको लुगा, निलो, बैजनी अनि रातो कातेको धागो लगाएर बुढा भरेको पेटी बनाए।

30 तब तिनीहरूले शुद्ध सुनबाट पवित्र मुकुटमा लगाउने पातो बनाए त्यस पातोमाथि यी शब्दहरू खोपे: परमप्रभुको निम्ति पवित्र।

31 तिनीहरूले पातोलाई निलो डोरीले बाँधे, तब तिनीहरूले निलो डोरीले फेटामा बाँधे परमप्रभुले मोशालाई आज्ञा दिए जस्तै गरे।

मोशा पवित्र पाल निरीक्षण गर्छन्

32 परमप्रभुले आज्ञाहरू दिनु भए अनुसार नै इस्राएलीहरूले पवित्र पाल, अर्थात् भेट हुने पाल निर्माण समाप्त गरे।

33 तब तिनीहरूले समाप्त भएका सबै कुराहरू मोशाकहाँ ल्याए जस्तै पवित्र पाल अनि पालहरू भित्रको सबै चीजहरू अंकुसेहरू, बारहरू, फल्याकहरू र आधार खम्बाहरू। तिनीहरूले मोशालाई पाल छोउन रातो रङ्गाले रङ्गाएको भेडाको छालाले बनाएको छत देखाए।

34 तिनीहरूले मोशालाई बाखाको सुकेको रातो छालाले बनिएको पाल छोप्ने सील छालाबाट बनाइएको पर्दा देखाए। अनि तिनीहरूले अति पवित्र स्थानको प्रवेशद्वार ढाक्ने पर्दा पनि मोशालाई देखाए।

35 तिनीहरूले मोशालाई करारको सन्दूक देखाए। तिनीहरूले तिनलाई सन्दूक बोक्ने डण्डाहरू, सन्दूकको कृपा-आसान पनि देखाए।

36 तिनीहरूले उनलाई टेबल अनि यसको सबै भाँडा बर्तनहरू र विशेष रोटी पनि देखाए।

37 तिनीहरूले मोशालाई शद्ध सुनले बनिएको सामदान दियोहरू, सामदानको निम्ति प्रयोग गरिने सबै सामानहरू अनि बर्तीहरू बालनको निम्ति तेल देखाए।

38 तिनीहरूले मोशालाई सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप पालमा जाने द्वार र ढाक्ने पर्दा पनि देखाए।

39 तिनीहरूले उनलाई काँसाको वेदी, काँसाको कोरसो अनि (वेदी बोक्न प्रयोग हुने) डण्डाहरू देखाए। तिनीहरूले उनलाई वेदीमा प्रयोग गरिने प्रत्येक चीजहरू देखाए। तिनीहरूले उसलाई हात खुट्टा धुने कचौरा अनि यसको आधार देखाए।

40 तिनीहरूले मोशालाई आँगनको निम्ति पर्दाहरू, यसको खम्बाहरू, खम्बाको आधारहरू, आँगनको प्रवेशद्वारका निम्ति पर्दा र डोरीहरू, पाल-कीलाहरू अनि पवित्र स्थान जुन भेट हुने पाल हो त्यहाँ चाहिने सबै चीजहरू देखाए।

41 त्यस पवित्र क्षेत्रमा सेवा गर्ने पूजाहारीहरूका निम्ति जुन तिनीहरूले बुनेर बनाएका पोशाकहरू थिए ती मोशालाई देखाए। तिनीहरूले हरून उसका छोरीहरूका निम्ति बनाइएका विशेष पोशाकहरू पनि मोशालाई देखाए। ती लुगाहरू तिनीहरूले पूजाहारी भई सेवा गर्दा लाउनु पर्दथ्यो।

42 झ्याएली मानिसहरूले प्रत्येक चीज नै परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार गरे।

43 जब मोशाले प्रत्येक चीजहरू परमप्रभुले आज्ञा गरे अनुसार मानिसहरूले बनाएको देखे, उनले तिनीहरूलाई आशीर्वाद दिए।

40

मोशा पवित्र पाल स्थापना गर्छन्

- 1 तब परमप्रभु मोशालाई भन्नु हुन्छ,
- 2 “पवित्र पाललाई जुन भेट हुने पाल पनि भनिन्छ पहिलो महीनाको पहिलो दिन स्थापना गरिनु पर्छ।
- 3 पवित्र पालभित्र करारको सन्दूक राखेर त्यसलाई पर्दाले ढाकिदेऊ।
- 4 त्यसपछि टेबल ल्याऊ र त्यसमाथि राखिनु पर्ने प्रत्येक चीज राख। सामदानलाई पालभित्र ल्याऊ अनि त्यसमा दियोहरू जलाऊ।
- 5 धूप चढाउनलाई सुनको वेदीको पालभित्र राख। वेदीलाई करारको सन्दूक अघि राख। तब पवित्र पालको प्रवेशद्वारमा पर्दा लगाऊ।
- 6 “तब होम बलिको लागि पवित्र पालको प्रवेशद्वारमा जसलाई भेट हुने पाल पनि भनिन्छ वेदी राख।
- 7 भेट हुने पाल र वेदीको बीचमा बाटा राख। त्यस बाटामा पानी हाल।
- 8 आँगनको वरिपरि पर्दाको पर्खाल लगाऊ। तब आँगनको प्रवेश द्वारको अघि पर्दा लगाऊ।
- 9 “अभिषेक गर्ने तेल लिएर पाल तथा त्यसमा भएका प्रत्येक चीजलाई अभिषेक गर। यदि तिमीले ती सबै चीजमा अभिषेक तेलले अभिषेक गरेर तिनीहरू सबैलाई पवित्र पार्नेछौ।
- 10 होमबलिको वेदीमाथि अनि वेदीको निम्ति प्रयोग गरिने सबै चीजहरूमा तेल छर्क। यसले ती सबै चीजहरूलाई पवित्र अनि वेदी अति पवित्र बनाउँछ।
- 11 बाटा र त्यस मुनिको आधार पवित्र पार्न तिनीहरूमाथि अभिषेक गर।
- 12 “हासून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेश द्वारमा ल्याएर पानीले नुहाउन लगाऊ।
- 13 त्यसपछि हासूनलाई विशेष लुगा लगाई पवित्र पार्न तेलले अभिषेक गर। त्यसपछि उसले पूजाहारी भई मेरो सेवा गर्न सक्छ।
- 14 त्यसपछि उसका छोराहरूलाई लुगा लगाई देऊ।
- 15 छोराहरूलाई पनि बुबालाई गरेकै प्रकारले अभिषेक गरिदेऊ। तब तिनीहरूले पनि पूजाहारी भई मेरो सेवा गर्न सक्छन्। जब तिमी तिनीहरूलाई अभिषेक गर्छौ तब तिनीहरू पूजाहारी हुन्छन्। भविष्यमा पनि त्यो परिवार पूजाहारी नै भइरहनेछ।”
- 16 परमप्रभुले आज्ञा गर्नु भए अनुसार नै मोशाले प्रत्येक चीज गरे।
- 17 त्यसकारण पवित्र पाल ठीक समयमा स्थापन गरियो। झ्याएलीहरूले मिश्र छोडेको यो दोस्रो वर्षको पहिलो महीनाको पहिलो दिन थियो।
- 18 मोशाले पवित्र पाल स्थापित गरे। तिनले पहिले आधारहरू राखे अनि त्यसपछि आधारहरूमाथि फल्याकहरू राखे। तब उसले बार र तक्ताहरू भित्र लगाए अनि खम्बाहरू ठडाए।
- 19 तब मोशाले पवित्र पालमाथि कृपा-आसान राखे परमप्रभुले दिनु भएको आज्ञा अनुसार तिनले यसो गरे।
- 20 मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके।
- 21 तब मोशाले पवित्र सन्दूक पवित्र पालभित्र राखे अनि यसको अघि पर्दा झुण्डाइदिए। यस प्रकारले पर्दा पछाडी करारको सन्दूकलाई तिनले सुरक्षित पारे। तिनले परमप्रभुले दिनु भएको निर्देशन अनुसार गरे।
- 22 तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे।
- 23 तब उनले टेबलमाथि परमप्रभुको सामने रोटी राखे। तिनले परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार यसो गरे।
- 24 उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे।
- 25 उनले परमप्रभुको अघि दियोहरू बाले। तिनले यी सब कामहरू परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार गरे।
- 26 तब तिनले सुनको वेदी भेट हुने पाल भित्र राखे। वेदी पर्दाको अधिलालातिर राखे।
- 27 तब तिनले वेदीमा सुगन्धित धूप बाले। उनले यो परमप्रभुले दिनु भएको आज्ञा अनुसार गरे।
- 28 तब मोशाले पवित्र पालको प्रवेश द्वारमा पर्दा लगाए।
- 29 मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे।
- 30 तब मोशाले बाटा भेट हुने पाल र वेदीको माझमा राखे। तिनले बाटामा हात धुनलाई पानी पनि राखे।
- 31 मोशा, हासून र तिनका छोराहरूले आफ्नो हात-खुट्टा धुने यो बाटामा प्रयोग गरे।
- 32 तिनीहरू भेट हुने पालमा पर्दा प्रत्येक पल्ट आफ्नो हात-खुट्टा धोए अनि त्यसरी नै तिनीहरू वेदी सामने जाँदा पनि हात-खुट्टा धोए। तिनीहरूले परमप्रभुले आज्ञा गरे अनुसार यसो गरे।
- 33 मोशाले पवित्र पालको आँगन वरिपरि पर्दा लगाए। तिनले आँगनमा वेदी राखे। अनि आँगनको प्रवेशद्वारमा पर्दा लगाए। मोशाले यी सबै काम समाप्त गरे।

परमप्रभुको महिमा

- 34 भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल परिपूर्ण भयो।
 35 बादल त्यहाँ बसेकोले र पवित्र पालभित्र परमप्रभुको महिमा भरिएकोले मोशा भेट हुने पालभित्र जान सकेनन्।
 36 जब बादल पवित्र पालबाटमाथि उठ्थ्यो इस्राएलीहरूले आफ्नो यात्रा शुरू गर्थे।
 37 तर जब बादल पवित्र पालबाटमाथि उठ्दैनथ्यो भने मानिसहरू हिड्ने चेष्टा गर्दैनथे। तिनीहरू बादलमाथि नउठ्नुजेलसम्म एकै ठाउँमा बसिरहन्थे।
 38 यसर्थ दिउँसो पवित्र पालमाथि परमप्रभुको बादल रहन्थ्यो अनि राती बादलमा आगो देखिन्थ्यो। यसर्थ जब यात्रा गर्थे समस्त इस्राएलीहरू बादल देख्न सक्थे।

लेवीहरूको पुस्तक

बलिदानहरू अनि भेटीहरू

- 1 परमप्रभुले मोशालाई भेट हुने पालबाट भन्नुभयो,
- 2 “इसाएली मानिसहरूलाई भन जब तिनीहरू मध्ये कुनै मानिसले परमप्रभुको निम्ति बलि चढाउँछ भने, त्यो तिनीहरूको आफ्नो गाई-गोरू तथा भेडा-बाख्राहरूको बगालबाट हुनुपर्छ।
- 3 “यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ।
- 4 उसले आफ्नो पापको प्रायश्चित्तको निम्ति मारिन लागेको पशुमाथि आफ्नो हात राख्नु पर्छ। अनि परमप्रभुले त्यस व्यक्तिलाई शुद्ध गराउन होमबलि ग्रहण गर्नुहुनेछ।
- 5 “पछि त्यो बाछो परमप्रभुको सामुन्ने मारोस् तब हास्रनका पूजाहारी छोराहरूले भेट हुने पालको ढोका नजिक भएको वेदी वरिपरि त्यसको रगत छर्किउन्।
- 6 तब त्यो बाछो अथवा पशुको छाला काटेर त्यसलाई टुक्रा-टुक्रा पारियोस्।
- 7 तब पूजाहारी हास्रनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो सल्काउन्।
- 8 हास्रनका छोराहरू अर्थात् पूजाहारीहरूले वेदीमा बलेको आगोमाथि बाछो अथवा पाठोको टाउका टुक्राहरूको बोसो वेदीको आगोको दाउरा माथि मिलाएर राख्नु।
- 9 त्यसपछि पूजाहारीले त्यस पशुको खट्टाहरू र त्यसको भित्रि भागहरू पानीले पखालोस् र ती सबै पूजाहारीले आगोद्वारा वेदीमा जलाओस् यो आगोद्वारा परमप्रभुलाई मन पर्ने सुगन्धित होमबलि समर्पण गरिएको हुनेछ।
- 10 “यदि उसको भेटी पशु हो भने, पाठो अथवा थुमा निष्खोट हुनुपर्छ। जब बलिदानहरू चढाउँदा उसले पाठो अथवा बोका चढाउनुपर्छ।
- 11 उसले वेदीको उत्तरपट्टि परमप्रभुको सामुन्ने त्यो काटेर मारोस् अनि पूजाहारी हास्रनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि सबैतिर छर्किउन्।
- 12 तब त्यो बलि टुक्रा-टुक्रा पारेर काटोस् आन्द्रा-भुँडी र अघि पछिका खट्टाहरू पखालोस् अनि वेदीको दाउराको आगोमा पूजाहारीहरूले ती टुक्राहरू, बोसो र टाउको जलाओस्।
- 13 त्यसपछि उसले आन्द्रा-भुँडी र अघि पछिका खट्टाहरू पानीले पखालोस् र पूजाहारीहरूले ती सबै आगोमा जलाएर भष्म गरौस्। त्यही बलि परमप्रभुको निम्ति सुगन्धित होमबलि हुनेछ।
- 14 “यदि ऊ चरा बलिको रूपमा चढाउँछ भने, त्यो होमबलि ढुकुर अथवा पेवा हुनुपर्छ।
- 15 पूजाहारीले त्यो बलि वेदीमा ल्याएर टाउको निमोटेर चूँडाओस् र वेदीमा जलाओस्, अनि त्यस पेवाको रगत वेदी भएको ठाउँमा निकाली देओस्।
- 16 त्यसपछि उसले त्यसको गलामा भएको खाद्य थैली* निकालोस् अनि वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फर्काओस्।
- 17 त्यसपछि त्यसलाई पूजाहारीले नटुक्राइकन पेवाको बीचबाट चिरोस् अनि पूजाहारीले त्यो बलि वेदीमा राखिएको आगोको दाउरामाथि जलाउन राखोस्। यो पनि परमप्रभुको निम्ति सुगन्धित होमबलि हो।

2

अन्नबलिहरू

- 1 “जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्।
 - 2 तब उसले त्यो बलि हास्रनका छोराहरूकहाँ ल्याउनु पर्छ अनि पूजाहारीले एक मुट्टी मसिनो अन्नको पीठो, तेल अनि त्यसबाट धूप झिक्नु पर्छ अनि वेदीमा परमप्रभुलाई चढाउने सम्झना भेटीको रूपमा यसलाई चढाउनु पर्छ। यो आगोद्वारा चढाउने भेटी हो अनि यसको वासनाले परमप्रभुलाई प्रसन्न पार्छ।
 - 3 बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हास्रनका छोराहरूका निम्ति रहोस्।
- पकाएको अन्नबलिहरू
- 4 “यदि तिमी चूलामा पकाएको अन्नबलि चढाउँछौ भने, तेलमा मुछेको अखमिरी मसिनो पीठोको फुलौरा अथवा तेल हालेको अखमिरी रोटी होस्।
 - 5 यदि तिम्रो अन्नबलि तावामा पकाएको अन्नबलि भए त्यो तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्।
 - 6 त्यो मसिनो गरी पिथेर टुक्राउन अनि त्यसमा तेल खन्याऊ। त्यही अन्नबलि हो।
 - 7 यदि तिमी अन्न भेटील्याउँछौ जो तावामा भट्टिएको छ भने यो तेलसित मिसाइएको मसिनो पीठो हुनु पर्छ।
 - 8 “जब तिमीले यी कुनै अन्नबलिहरूबाट बनाइएको परिकार ल्याउँछौ त्यो पूजाहारीलाई देऊ र त्यो पूजाहारीले वेदीमा चढाओस्।
 - 9 पूजाहारीले अन्नभेटीको केही भाग छुट्ट्याउनुपर्छ अनि यसलाई स्मरणीय भेटीको रूपमा जलाउनुपर्छ, अनि वेदीमा परमप्रभुलाई सुगन्धित भेटीको रूपमा चढाउनु पर्छ।
 - 10 अन्नबलिबाट रहेको भाग हास्रन र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो।
 - 11 “तिमीले खमीर भएको कुनै पनि अन्नबलि परमप्रभुलाई चढाउनु हुँदैन अथवा महबाट बनिएको परमप्रभुको निम्ति उपहार आगोमा जलाउनु हुँदैन। (यहाँ भनिएको मह हुन सक्छ मौरिको नभई फूलहरूको रस हुनसक्छ।)
 - 12 तिमीहरू वर्षको पहिलो बालीबाट खमीर र मह चढाउन सक्छौ, तर त्यो बलि भेटिलाई सुगन्धित भेटीबनाउन जलाउनु हुँदैन।

* 1:16: खाद्य थैली चरा-चुसङ्गीले चारो खोंदा पहिले गलामा जम्मा हुने थैली।

13 तिमीले प्रत्येक अन्नबलिमा नूनहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको नूनको करार तिमीले अन्नबलिबाट हराउनु हुँदैन। तिमीले आफ्नो बलि नूनसँगै ल्याउनुपर्छ।

आगौटे फलहरूबाट अन्नबलि

14 “यदि तिमीहरू वर्षको आगौटे बालीबाट परमप्रभुलाई भेटी चढाउँछौ भने तिमीहरू पहिले बालीको ताजा अन्नको अधिल्लो भागलाई पिधेर अन्न पकाएको भेटी बनाउनु पर्छ।

15 तिमीले त्यसमा तेल अनि सुगन्धित धूप लगाउनुपर्छ। यो अन्नबलि हो।

16 पूजाहारीले परमप्रभुको निम्ति सबै धूपसित पिधेको अन्नबाट तयार गरेको भेटीको केही भाग तेलसित मिसाएर स्मारकको रूपमा जलाउनु पर्छ।

3

मेलबलि

1 “यदि उसको बलि मेलबलिको निम्ति हो भने गाई-गोरू मध्येको हुनुपर्छ। तर पशु चाही निष्छोट होस्।

2 अनि उसले आफ्नो हात त्यस पशुमाथि राखोस् अनि भेट हुने पालको प्रवेशद्वारमा त्यसलाई मारीस् र पूजाहारी हास्नका छोराहरूले वेदीको वरिपरि त्यसको रगत छर्काोस्।

3 आगोद्वारा उसले मेलबलिबाट परमप्रभुको निम्ति खाद्य उपहार स्वरूप आन्द्रा भुँडी ढाक्ने बोसो र आन्द्रामाथि हुने सबै बोसो।

4 दुइटै मुगौला र त्यस माथिको बोसो र कम्मर छेउको बोसो अनि मांसपेशीमा भएको बोसो अनि कलेजामाथिको गर्मजल समेत झिकेर चढाओस्।

5 तब हास्नका छोराहरूले वेदीको आगोमाथि बोसो होमबलिसित यो जलाओस्। आगोद्वारा चढाइएको यो परमप्रभुको निम्ति सुगन्धित बलि हो।

6 “यदि उसको मेलबलि कै भेटी हो भने आफ्ना भेडा अथवा एउटा आफ्ना बाख्राको बगालहरूबाट हो भने त्यो निष्छोट हुनुपर्छ चाहे यो पाठो अथवा पाठी होस्।

7 यदि उसले थुमा बलि चढाउँदछ भने त्यो परमप्रभुअधि ल्याउनुपर्छ।

8 तब उसले आफ्नो हात त्यो बलि दिइने पशुको टाउकोमाथि राखोस् र यसलाई भेट हुने पालको प्रवेशद्वारअधि मारीदिओस्। हास्नका पूजाहारी छोराहरूले त्यसको रगत वेदीको वरिपरि सब ठाउँमा छर्किउन्।

9 तब परमप्रभुलाई आगोबाट चढाएको मेलबलिबाट उसले मेस्टण्डबाट सम्पूर्ण पूच्छरको बोसो, पशुको भित्र भागहरूलाई छोपेको बोसो निकाल्नु पर्छ।

10 दुइवटा मुगौला र त्यस माथिको बोसो कम्मर छेउको निकाल्नु पर्छ। छेउको बोसो अनि मुगौलासहित कलेजा छोपे मासु निकालोस्।

11 तब पूजाहारीले वेदीमाथि भोजन स्वरूप त्यो जलाओस्। यो परमप्रभुको निम्ति भोजन बलि हो।

12 “यदि उसको बलि एउटा बाख्रा हो भने उसले त्यो परमप्रभुको सामुने चढाओस्।

13 तब उसले आफ्नो हात त्यसको टाउकोमाथि राखोस् अनि भेट हुने पालको अधि त्यसलाई मारीदिओस्। अनि हास्नका छोराहरू पूजाहारीले वेदीको वरिपरि त्यस बलिको रगत छर्किउन्।

14 तब उसले उसको आफ्नो बलिबाट परमप्रभुको निम्ति आगोद्वारा चढाओस्, आन्द्रा-भुँडी छोपे बोसो र आन्द्रामाथिको सबै बोसो,

15 दुइवटा मुगौला अनि त्यस माथिको बोसो, डँढाल्नु माथिको मांसपेशी, कलेजा माथिको उपांग कलेजासितै झिकेर चढाओस्।

16 अनि पूजाहारीले सबै बोसो परमप्रभुको निम्ति वेदीमाथि मीठो वासनाको रूपमा जलाउनुपर्छ। यो परमप्रभुको निम्ति अन्न बलि हो।

17 यो नियम तिमीहरूका सन्तानहरू र हस्त्रजेलसम्म सधैं रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।”

4

संभोगले भएका पापहरूको निम्ति बलिहरू

1 परमप्रभुले मोशालाई भन्नुभयो,

2 “इस्राएलका मानिसहरूलाई भन: जब एउटा मानिसले नजान्दा पाप गरे अनि परमप्रभुका आज्ञाहरूमा नगर्नु भनेको कुनै काम गर्छ भने, त्यस मानिसले तलका कुराहरू गर्नु पर्छ।

3 “यदि कुनै अभिषिक्त पूजाहारीले ल्याउछ भने पाप गरेर कर्म गर्छ जसले मानिसहरूमाथि दोष लाग्छ उसले एउटा निष्छोट जवान साँढे उसको पाप प्रायश्चित्तको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।

4 अनि उसले साँढेलाई परमप्रभुअधि भेटहुने पालको प्रवेशद्वारमा ल्याउनु पर्छ अनि त्यस साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ परमप्रभुअधि त्यसलाई मार्नु पर्छ।

5 त्यसपछि अभिषिक्त भएको पूजाहारीले बलि चढाइएको साँढेको रगत भेट हुने पालमा ल्याओस्।

6 त्यसपछि पूजाहारीले आफ्नो ओला रगतमा चोबोस् र अति-पवित्रस्थानको पर्दाअधि परमप्रभुको सामुने रगत सात पल्ट छर्काोस्।

7 त्यसपछि पूजाहारीले धूपवेदीका सीङहरूमा रगतको केही अंश छर्किनु पर्छ जो भेट हुने पालमा परमप्रभुको सामुने हुन्छ, अनि साँढेका रहल रगत भेटहुनेपालको प्रवेश द्वारको होमबलिको वेदीको आधारमा खान्याऊन्।

8 अनि उसले पाप बलिको साँढेबाट सबै बोसो निकाल्नु पर्छ। उसले भित्री भागहरूको चौरैतिर भएका त्यो बोसो अवश्यै निकाल्नु पर्छ।

9 दुवै मुगौलाहरू अनि तिनीहरूका बोसो अनि मांसपेशीको तल्लो भागमा भएको बोसो र कलेजोलाई ढाक्ने बोसो, उसले यसलाई मिर्गौलाहरूसितै पापबलिको साँढेबाट निकाल्नु पर्छ।

10 मेलबलिको साँढेबाट निकालिए जस्तै पापबलिको निम्ति चढाइएको साँढेबाट पनि सबै बोसोहरू निकालोस्। त्यसपछि पूजाहारीले त्यसलाई बलि होमबलिको वेदीमा जलाओस्।

11 तर साँढेको छाला, त्यसको मासु र टाउको, खुट्टा, आन्द्रा-भुँडी, गोबरसमेत,

12 अनि रहल सबै पालबाहिर खरानी थुपार्ने एउटा चोखो ठाउँमा ल्याउनु पर्छ अनि दाउराको आगोमाथि त्यहाँ जलाउनु पर्छ।

13 “यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेरन भने, तब तिनीहरू दोषी हुनेछन्।

14 जब तिनीहरूले परमप्रभुको आज्ञा विस्ट्ट गरेको पाप चाल पाउँछन्, पापबलिको निम्ति तिनीहरूले बथानबाट एउटा साँढे बलि दिऊन्। त्यो साँढे तिनीहरूले भेट हुने पाल अगाडी ल्याउनपर्छ।

- 15 अनि समुदायको मुखियाहरूले सँढिको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ अनि त्यसलाई परमप्रभुकोअधि मान्नु पर्छ।
- 16 तब अभिषिक्त भएका पूजाहारीले सँढिको रगतबाट केही लिएर भेट हुने पालामा ल्याओस्।
- 17 अनि पूजाहारीले आफ्नो औला त्यस रगतमा डुबाएर परमप्रभु अगाडीको पर्दा सामुन्ने सात पल्ट छर्कियोस।
- 18 अनि केही रगत वेदीको कुनामा राख्नु पर्छ जो भेट हुने पालामा परमप्रभुको अधि छ अनि रहल रगत होमबलिको वेदीमा अगेनोमा खन्याउनु पर्छ जो भेट हुने पालको प्रवेश हुन्छ।
- 19 अनि उसले सबै बोसो बलिबाट निकालेर वेदीमा जलाओस्।
- 20 उसले यो पापबलिलाई जसो गर्छ यसलाई पनि त्यसै गर्नुपर्छ, यसरी नै पूजाहारीले इस्राएली मानिसहरूको निम्ति प्रायश्चित्त गराउँछन् अनि तिनीहरूको पाप क्षमा हुन्छ।
- 21 पूजाहारीले सँढिलाई पालको बाहिर ल्याउनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो सँढिलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।
- 22 “यदि कुनै शासकले अन्जानमा परमप्रभु उसको परमेश्वरका आदेशहरू उल्लंघन गर्छ भने दोषी हुन्छ,
- 23 अनि पछि आफ्नो दोष पत्ता लगाउँछ, उसले आफ्नो पशुहरूको बथानबाट उपहार स्वरूप भूत्ले भूत्ला भएको निष्खोट बोका ल्याउनु पर्छ।
- 24 तब उसले आफ्नो हात त्यस बोकाको टाउकोमाथि राखोस् अनि होमबलि दिइने ठाउँमा त्यसलाई परमप्रभुकोअधि मारोस् यो शुद्धिकरणको बलि हो।
- 25 त्यसपछि पूजाहारीले त्यो पापबलिको केही रगत आफ्नो औलामा लियोस् र होमबलिको वेदीको कुनामा राखोस् अनि होमबलिको वेदीको आधारमा रगत खन्याओस्।
- 26 उसले पाठोको सबै बोसो बलिदान वेदीमा त्यसरी नै जलाउनु पर्छ जसरी मेलबलिको बोसो उसले जलाएको थियो। यस प्रकारले, उसले गरेको पापको निम्ति पूजाहारीले प्रायश्चित्त गर्नेछ अनि परमेश्वरले उसलाई क्षमा दिनुहुनेछ।
- 27 “यदि समुदायको कुनै मानिसले नजानेर पाप गरे अथवा परमप्रभुले दिनु भएको निषेधाज्ञाको विरोधमा काम गरे त्यो दोषी हुनेछ
- 28 अथवा यदि उसले गरेको पाप आफूले थाहा पाए तब उसले बगालबाट भूत्ले भूत्लो भएको एउटा बाख्राको निष्खोट पाठी ल्याओस्।
- 29 तब आफ्नो पाप बलिको निम्ति उसले त्यस पाठीको टाउकोमा हात राखोस् अनि होमबलि हुने ठाउँमा मारोस्।
- 30 तब पूजाहारीले केही रगत औलाले लेओस् र होमबलिको वेदीको कुनामा लगाओस् र अरु सबै रगत वेदीको आधारमा खन्याओस्।
- 31 अनि मेलबलिमा गरिएको बलि झैं उसले त्यस बलिबाट सबै बोसो निकालोस्। पूजाहारीले परमप्रभुको निम्ति मिठो बाझा दिनकालागि त्यो वेदीमा जलाओस्। यसरी पूजाहारीले त्यस मानिसलाई शुद्ध बनाउँछ अनि त्यसलाई क्षमा गरिनेछ।
- 32 “यदि कसैले उसको पापबलिको निम्ति भेडा ल्याउँछ भने, तब उसले निष्खोट भेडाको पाठो ल्याउनु पर्छ।
- 33 उसले पापबलिको टाउकोमा आफ्नो हात राख्नु पर्छ अनि यसलाई त्यस ठाउँमा मान्नु पर्छ जहाँ होमबलिकालागि बलिदान गरिन्छ।
- 34 तब पापबलिबाट, पूजाहारीले आफ्नो औलामा केही रगत लिनु पर्छ अनि होमबलिको वेदीको सिडहरूमा यसलाई राख्नु पर्छ अनि रहल रगतलाई वेदीको अगेनोमा खन्याउनु पर्छ।
- 35 तब उसले मेलबलि सम्पन्न गरिको थियो, पूजाहारीले पाठोबाट निकाल्नु पर्छ अनि परमप्रभुका लागि भेटीको रूपमा यसलाई जलाउँछ। यसरी पूजाहारीद्वारा त्यस मानिसको प्रायश्चित्त उसको पापको लागि सम्पन्न हुन्छ अनि त्यो मानिस पाप मुक्त हुनेछ।

5

विभिन्न संभोगका पापहरू

- 1 “यदि कसैले यस्तो प्रकारले पाप गरे जसमा त्यो मानिस आफ्नै आँखाले प्रत्यक्ष देखेको अथवा कानले सुनेको कुरोमा साक्षी भएर पनि भन्दैन भने ऊ त्यस कामको निम्ति पापी हो, अनि उसले त्यस पापको निम्ति सजाय भोग्नु पर्छ।
- 2 “अथवा कोही मानिस अशुद्ध चीज छुन्छ भने जंगली अथवा पाल्नु पशु अथवा उडने प्राणीको मृत देह छुन्छ, तर कुनै कारणवश त्यो उसले बिसर्पछ भने त्यस कामको निम्ति ऊ दोषी अनि अशुद्ध बनिन्छ।
- 3 “एक जना मानिसले मानिएको अशुद्ध अथवा यस्तो कुनै चीज छुन्छ जसले उसलाई अशुद्ध बनाउँछ तर उसले थाहा पाउँदैन, तर जब त्यस मानिसले यस विषयमा थाहा पाउँछ तब उ दोषी हुनेछ।
- 4 “अथवा एकजना मानिसले केही राम्रो अथवा नराम्रो काम गर्ने प्रतिज्ञा गर्छ। उसले विचार अनि आफ्नो प्रतिज्ञा बिसर्पछ। तर जब पछि उसले आफ्नो प्रतिज्ञाको सम्झना गर्छ, तब उसलाई दोषी ठहराइनेछ।
- 5 जब ऊ त्यस्तो कुनै कुरामा दोषी ठहरिन्छ भने, उसले कसरी पाप गर्‍यो त्यो स्वीकार गर्नुपर्छ।
- 6 अनि उसको पाप प्रायश्चित्तको निम्ति, उसले एउटा जवान भेडा अथवा बाख्राको पाठी उसको बथानबाट एउटा दोषबलि जस्तै परमप्रभु कहाँ ल्याउनु पर्छ। यस प्रकारले पूजाहारीले त्यो मानिसको पापबाट मुक्त गराउनको लागि प्रायश्चित्त कार्य गर्नेछ।
- 7 “यदि उसले आफ्नो दोषबलि चढाउन भेडा अथवा बाख्राको पाठीको व्यवस्था गर्न सक्तैन भने, उसले परमप्रभुलाई दोषबलि चढाउनलाई अथवा पापबाट मुक्त हुन र अर्को होमबलिको निम्ति एक जोडी परेवा अथवा दुकर ल्याउनुपर्छ।
- 8 उसले त्यो दुकर अथवा परेवाको जोडी पूजाहारीकहाँ ल्याउनुपर्छ र पूजाहारीले एउटा चोँहि पहिले पापबलिको निम्ति चढाओस्। उसले त्यसको घाँटी अँट्याएर टाउको निमोठोस तर त्यसलाई चूँढाई नहालोस्।
- 9 तब उसले पापबलिको केही रगत शुद्धताको निम्ति वेदीको पाटामा छर्कियोस अनि बाँकी रगत वेदीको आधारमा खँन्याई दियोस्। यो पापबलि हो।
- 10 त्यसपछि पूजाहारीले अर्को चोँहि दुकर परेवा नियमानुसार होमबलि चढाओस्। यस्तो प्रकारले पूजाहारीले त्यस पाप गर्ने मानिसलाई उसको पापबाट शुद्ध गराओस् अनि त्यो मानिसले क्षमा पाउँछ।
- 11 “यदि कुनै मानिसले दुईवटा दुकरहरू अथवा दुईवटा परेवाहरू किन्न सक्तैन भने। भने तब उसले आफ्नो पापबाट मुक्ति पाउनलाई आठ बटुको मिहिन पीठो चढाउनु पर्छ। उसले पीठोसित तेल मिसाउनु हुँदैन अनि कुनै सुगन्धित धूप पनि त्यसमा मिसाउनु हुँदैन किनभने त्यो भेटी पापबलि को हुनको निम्ति हुनुपर्छ।
- 12 उसले त्यो पीठो पूजाहारीकहाँ ल्याओस् अनि पूजाहारीले त्यसबाट सम्झना स्वरूप एक मुट्टी पीठो निकालेर परमप्रभुको निम्ति अग्निहोममाथि वेदीमा जलाओस्। यो पापबलि हो।
- 13 यस प्रकार पूजाहारीले त्यस व्यक्तिलाई उसले गरेको पापबाट क्षमा गराउनेछन्। बाँकी रहेको अन्न चोँहि पूजाहारीको निम्ति अन्नबलि जस्तै हुन्छ।”
- 14 तब परमप्रभुले मोशालाई भन्नुभयो,

- 15 “जब एकजना मानिसले परमप्रभुको पवित्र चीजहरू प्रति नजानेर भूल काम गर्छ, उसले आफ्नो पशुहरूको बथानबाट एउटा निचोटा भेडा ल्याउनुपर्छ। भेडाको मोल आधिकारिक नाप अनुसार उसको।
 16 पवित्र चीजहरूसित गरेको पापको निम्ति उसले अपराध बीस प्रतिशत जोडेर फिर्ता दिनुपर्छ। अनि दोषबलिको भेडाद्वारा चढाएकोमा पूजाहारिले उसको पापको निम्ति प्रायश्चित्त गर्नेछ अनि उसलाई पाप क्षमा दिनेछ।
 17 “जब कुनै व्यक्तिले परमप्रभुले नगर्नु भनेको कामगर्छ तर उसलाई त्यो थाहा हुँदैन, तब पनि त्यो मानिस दोषी हुनेछ।
 18 तब उसले गरेको पापको ओजन् बराबरको मूल्यमा एउटा निचोटा भेडा पूजाहारीकहाँ दोष बलिको निम्ति ल्याउनुपर्छ। जुन पाप उसले नजानी गरेको थियो पूजाहारिले त्यसले गरेको पापबाट उसलाई क्षमा गराउनेछ।
 19 यो एउटा दोषबलि हो, किनभने त्यो मानिस परमप्रभुअघि दोषी भएको छ।”

6

आरुको निम्ति दोषबलि

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
 2 “जब एकजना मानिस परमप्रभुको विरुद्धमा पाप र विष्वासघात गर्छ अनि आफ्नो छिमेकीलाई धोका दिएर पापकर्म गर्थो कसैले राख्न दिएको कुरा बन्धकमा राखेरको कुरा वा चोरको कुरा राख्छ अनि छिमेकीसँग झूट बोल्छ।
 3 अनि यसरी ठगेको अथवा धोका दिएको अथवा अपहरण गरेकोमा आफू निर्दोष हुन झूटो स्वीकार गर्दैन।
 4 यदि एउटा व्यक्तिले यसरी यी कुराहरू गर्छ तब त्यो मानिस पापको दोषी हुनेछ। त्यो मानिसले सबै कुराहरू ल्याउनु पर्नेछ जे जति उसले चोरीको थियो, अथवा जे जति उसले ठगेर लगेको छ, अथवा जे जति अर्को मानिसले उसलाई उसको निम्ति समात्न दिएका थिए अथवा जे जति उसले पायो अनि यस विषयमा झूट बोल्थो।
 5 जे जति उसले झूटा प्रतिज्ञा बनाउँछ। उसले पूरा मोल तिर्नु पर्छ। त्यसले यी सबै थोकहरूमा पाँचौं हिस्सा थपेर फर्काई दिनु पर्नेछ। उसले यो त्यस दिन दिनु पर्छ जहिले ऊ दोषबलि ल्याउँछ।
 6 उसले आफूले गरेको दोषको बराबर परिमाणमा दोषबलि स्वरूप पशुहरूको बथानबाट एउटा निचोटा भेडा परमप्रभुको निम्ति पूजाहारीकहाँ ल्याउनुपर्छ।
 7 अनि पूजाहारिले परमप्रभुअघि उसलाई शुद्ध पारिदिनेछन् अनि तिनी कुनै पनि काम गर्दा जो दोषी हुन्छ यस्तो दोषबाट उसलाई मुक्त गर्नेछन्।”

होमबलिहरू

- 8 परमप्रभुले मोशालाई भन्नुभयो,
 9 “यी कुराहरू हास्न अनि तिनका छोराहरूलाई आज्ञा दे यो होमबलिको निम्ति विधि हो। होमबलिको बलि वेदीको चुलामा बिहान नहुञ्जेलसम्म रातभरि रहोस् अनि वेदीमा आगो बलिरहोस्।
 10 पूजाहारिले आफ्नो पोशाक सूती कपडाको लगाओस्, सूतीको सूत्राल पनि उसले भित्री पट्टि लगाओस् र होमबलिको भेटी वेदीमा जलाउँदा निस्केको खरानी हटाओस् र त्यसलाई वेदीको पछिल्लिर राखोस्।
 11 पूजाहारिले लगाएको वस्त्र खोलुन् अनि अर्को लगा लगाएर खरानीलाई पाल बाहिर पवित्र ठाउँमा लैजाउन्।
 12 आगो वेदीमाथि लगातार बलिरहन दिनु पर्छ। आगोलाई निम्न दिनु हुँदैन। पूजाहारिले प्रत्येक बिहान वेदीमा दाउरा हाल्नु पर्छ अनि होमबलि त्यसमाथि मिलाएर राख्नु पर्छ। अनि मैत्रीबलिको बोसो वेदीमा निरन्तर जलिरहनु पर्छ।
 13 वेदीमा आगो निरन्तर बलिरहोस्, त्यो निम्न हुँदैन।

अन्नबलिहरू

- 14 “अन्नबलिको निम्ति नियम यस्तो छ हास्नका छोराहरूले अन्नबलि वेदीमाथि परमप्रभुको सामुने ल्याउन्।
 15 पूजाहारिले परमप्रभुलाई स्मारक भेटीको रूपमा चढाउन ल्याएको पीठो र तेलबाट एक मूठी पीठो सुगन्धित धूपसमेत लिनु पर्छ अनि वेदीमा जलाउनु पर्छ।
 16 “रहेको पीठो र तेल चाँहि हास्न र उसका छोराहरूले खानु पर्छ। तिनीहरू त्यो पवित्र ठाउँमा खमीर नमिसाई खानु पर्छ। तिनीहरूले त्यो भेट हुने पालको आँगनमा खानुपर्छ।
 17 त्यो खमीरसित पकाउनु हुँदैन। मैले मलाई दिएको भेटीहरू तिनीहरूको भागको रूपमा तिनीहरूलाई दिएको नै छु। त्यो पाप बलि अनि दोषबलि जस्तै शुद्ध छ।
 18 परमप्रभुको अन्नबलिबाट हास्नको पुरुष सन्तानहरू मध्ये कसैले खानु सक्छ। यो नियम तिम्रो सन्तानहरूको निम्ति सँधैको लागि हो। यी भेटीहरू छोएर नै कोही पवित्र हुन्छ।”

पूजाहारीको अन्नबलि

- 19 परमप्रभुले मोशालाई भन्नुभयो,
 20 “यो त्यो बलि हो जसलाई हास्न र उसका छोराहरूले परमप्रभुको निम्ति त्यस दिन चढाउनुपर्छ जहिले हास्न प्रधान पूजाहारीका रूपमा अभिषिक्त हुन्छन्। नियमित आठ बटुको मिहिन पीठो, यसको आधा विहान चढाउनु पर्छ अनि आधा सँझमा।
 21 तेल सित तावामा राम्ररी भुँडेर बनाओस् यो राम्ररी तेलमा मिसाएर परमप्रभुको निम्ति टुक्रा-टुक्रा पारेर मिठो सुगन्धित अन्नबलि चढाउनु पर्छ।
 22 “अनि हास्नका छोरा जो पूजाहारीको रूपमा अभिषिक्त हुन्छन्, तिनले अन्नबलि तयार पार्नुपर्छ। यो सँधैको लागि परमप्रभुको स्थायी नियम हो। यसलाई पूर्ण रूपले जलाउनुपर्छ।
 23 पूजाहारिले चढाएको प्रत्येक अन्नबलि सम्पूर्ण रूपले जलाउनु पर्छ यो खानु हुँदैन।”

पापबलिको नियम

- 24 परमप्रभुले मोशालाई भन्नुभयो,
 25 “हास्न र तिनका छोराहरूलाई भन, यो पाप बलिको नियम हो, जुन ठाउँमा होमबलिको निम्ति परमप्रभुको अघि मारिन्छ, त्यसै ठाउँमा पाप बलिको निम्ति पनि मारिनु पर्छ। यो अत्यन्तै पवित्र हो।
 26 जुन पूजाहारिले पापबलि चढाउँछ उसले यो खानुपर्छ। यो भेट हुने पालको आँगन पवित्र स्थानमा खानुपर्छ।
 27 जसले यो पापबलिको मासु छुन्छ, त्यो पवित्र हुन्छ।
 “यदि यसको रात लगाहरूमा कतै छर्कियो भने त्यो पवित्र ठाउँमा धुनुपर्छ।

28 अनि प्रत्येक माटोको भाँडा जसमा पापबलिको मासु पकाइन्छ, त्यो फुटाउनुपर्छ। अनि यदि पाप बलिको मासु धातुले बनिएको भाँडामा पकाएको त्यो माझेर पानीले पखाल्नु पर्छ।

29 “पूजाहारीहरूमा भएका प्रत्येक पुरुषले यो खान सक्छन् र यो अत्यन्त पवित्र हो।

30 तर पाप बलिको रगत यदि मानिसहरूलाई पवित्र पार्न भेट हुने पालमा ल्याएको भए त्यो खानु हुँदैन। यो आगोमा जलाउनु पर्छ।

7

दोषबलिहरू

1 “दोषबलिको नियम यही हो। यो अत्यन्तै पवित्र छ।
2 जहाँ सबै होमबलि मारिन्छ त्यही ठाउँमा दोषबलिको पनि त्यही गरियोस्। अनि वेदीको वरीपरि सबैतिर त्यसको रगत छर्कोस्।
3 “त्यसको सबै बोसो, बोसे पुच्छर, आन्दा भुँडी छोप्ने बोसो,
4 दुवै मुँगौला र त्यसमाथि भएको बोसो, मिगौलासमेत मांशपेशीको तल्लो भागको बोसो अनि कलेजालाई ढाक्ने मासु मुँगौला सितै निकाल्नु पर्छ र चढाउनु पर्छ।

5 पूजाहारीले ती भागहरूलाई परमप्रभुको निम्ति कै वेदीमा दोषबलिको रूपमा जलाउनु पर्छ।
6 “अनि पूजाहारीको पुरका प्रत्येक पुरुष मानिसले त्यो खान सक्छ। यो एकदमै पवित्र हो दोषबलि पवित्र ठाउँमा खानुपर्छ।
7 दोषबलि पापबलि जस्तै हो। यी दुवैको निम्ति नियमहरू एउटै छन्। बलि पूजाहारीको हो जसले ऊसित प्रायश्चित्त गर्छ। अनि यो उसको खाद्य हो।

8 जब पूजाहारीले होमबलि चढाउनु हुन्छ, त्यसको छाला पूजाहारी कै हुन्छ।
9 अनि प्रत्येक अन्नबलि जो चुलामा पकाए अथवा तावामा अथवा ताप्केमा पकाएको जुन पूजाहारीले चढाउँछ त्यो उसैको हुन्छ।
10 तर अर्को अन्नबलि जो तेलमा मिसाए अथवा सुख्खा बनाइन्छ त्यो बराबरी भागमा हास्रनका छोराहरूको हुन्छ।

मेलबलिहरू

11 “परमप्रभुलाई अर्पण गरिने मेलबलिका नियम यही हो। यदि त्यो कसैले धन्यवाद स्वस्फ चढायो भने,
12 उसले उसको धन्यवाद बलिसित खमीर नहाली तेलमा मुछेको रोटी, खमीर नहाली तेल दलेको बाबर रोटी र तेलमा डुबाएको शृद्ध पीठोको फुलौरा चढाओस।

13 उसले मेलबलिसित धन्यवादको भेटी खमीर मिसाएको रोटी पनि चढाओस। यसबाट उसले परमप्रभुलाई प्रत्येक एक एकवटा उपहार चढाउनेछ।
14 मेलबलिको रगत जुन पूजाहारीले छर्कन्छ यो बलि उसैको हुन्छ।
15 धन्यवादको निम्ति मेल बलिको मासु त्यही बलि चढाएकै दिन खाई सक्नुपर्छ। यसको कुनै अंश अर्को बिहान सम्म रहनुहुँदैन।
16 “यदि उसको बलि परमप्रभुअधि विशेष भाकल पूरा गर्नु राखिएको अथवा परमप्रभुलाई भेटी चढाएको अर्थ लाग्छ। तब बलिदान त्यही दिन खानुपर्छ जहिले बलि चढाइन्छ अनि रहेको अर्को दिन खानु सकिन्छ।

17 तर यदि केही मासु तेस्रो दिनसम्म रहे आगोमा जलाउनुपर्छ।
18 यदि मेलबलिको मासु तेस्रो दिनमा खाए, त्यो स्वीकृत हुने छैन, त्यो एउटा चढाउनेको निम्ति केही गनिने छैन यो अशुद्ध भएको छ। मानिस दोषी हुनेछ अनि जसले यसलाई खान्छ दण्ड पाउँछ।
19 “कुनै अशुद्ध कुरोले छोएको मासु खान हुँदैन। त्यसलाई आगोमा जलाउनु पर्छ। अनि अरू शृद्ध मानिस जति छन् तिनीहरूले मेल बलिबाट मासु खान सक्छन्।

20 तर यदि कसैले परमप्रभुको मेलबलिको मासु जब खान्छ तब ऊ अशुद्ध हुन्छ, तिमीले उसलाई उसका मानसिहरूबाट छुट्याउनु पर्छ।
21 “जब कुनै मानिसले कुनै अशुद्ध चीज छुन्छ त्यो अशुद्धता मानिसको अथवा पशुको अथवा अन्य कुनै घृणित चीज होस् र मेलबलिको मासु खाए त्यसलाई त्यसको मानिसहरूबाट अलग गराउनुपर्छ।”

22 परमप्रभुले मोशालाई भन्नुभयो,
23 “इस्राएली मानिसहरूलाई भन, तिमीहरूले साँढे, भेडा अथवा बाख्राहरूको बोसो खानु हुँदैन।
24 तिमीहरूले आफैँ मरेको पशु अथवा जंगली जानवरहरूले मारेको पशु अन्य कुनै काममा लाग्न सक्छ, तर तिमीहरूले खानु हुँदैन।
25 परमप्रभुलाई चढाएको पशुको बोसो जुन मानिसले खान्छ उसलाई उसका मानिसहरूबाट अलग गराउनुपर्छ।
26 “चराको होस अथवा पशुको तिमीहरूले आफू बसोबास गर्ने ठाउँमा रगत नखानु।
27 यदि कुनै मानिसले बसेको ठाउँमा रगत खान्छ भने उसलाई उसका मानिसहरूबाट अलग गराउनुपर्छ।”

डोलाउने बलिको निम्ति नियम

28 परमप्रभुले मोशालाई भन्नुभयो,
29 “इस्राएलका मानिसहरूलाई भन: जसले मेलबलि चढाउँछ, उसले बलिको निम्ति उपहार आफैँ लिएर आउनुपर्छ।
30 परमप्रभुलाई चढाउने भेटी आफ्नो हातमा लिएर परमप्रभुअधि छातीको ह्याकुलो बोसोसमेत डोलाउने बलिको रूपमा चढाउनुपर्छ।
31 पूजाहारीले बोसो वेदीमा जलाउनु पर्छ तर हास्रन र उनका छोराहरूको हुन्छ।
32 मेलबलिको निम्ति चढाएको बलिको दाहिने फिला चाहि पूजाहारीलाई दिइयोस्।
33 हास्रनका छोराहरू मध्ये एक जना पूजाहारी जसले आफ्नो भागबाट मेलबलिको रगत र बोसो चढाउँछ। मेलबलिको दाहिने फिला चाँहि पूजाहारीको हुन्छ।

34 किनभने डोलाउने बलिको ह्याकुलो र मैत्रीबलिको दाहिने तिघ्राको उपहार जो मैले इस्राएलीहरूबाट लिएको थिएँ पूजाहारी हास्रन र उनका छोराहरूलाई नियमित उपहारको रूपमा दिएको छु।”

35 जुन दिन हास्रन र तिनका छोराहरूलाई परमप्रभुको सेवा गर्न पूजाहारी पदमा नियुक्ति गरियो त्यसै दिनदेखि परमप्रभुको निम्ति आगोमा चढाइएका बलिहरूबाट तिनीहरूको भाग पाउँछन्।

36 परमप्रभुले मानिसहरूलाई बलिको तिनीहरूको भाग सदा-सर्वदा पूजाहारीलाई दिनु भन्नु भएकोछ। उहाँले यी आज्ञाहरू त्यस दिन दिनुभयो जब उहाँले तिनीहरूलाई पूजाहारी नियुक्त गर्नुभयो।

37 यिनीहरू नै होमबलि, अन्नबलि, पापबलि, दोषबलि, मैत्रीबलि अनि अपर्णबलिका नियमहरू हुन्।
38 जुनदिन परमप्रभुले सन्नि मरुभूमिमा इस्राएलीहरूलाई उहाँको निम्ति बलि ल्याउने आज्ञा दिनु भयो त्यही दिन परमप्रभुले मोशालाई यी आज्ञाहरू सन्नि पर्वतमा दिनु भएको थियो।

8

- मोशाले पूजाहारीहरू तयार पार्छन्
 1 परमप्रभुले मोशालाई भन्नुभयो,
 2 “हास्रन र उसका छोराहरूलाई तिनीहरूको पूजाहारी पोषक, अभिषेक तेल, पापबलिको सौँदे, दुइवटा भेडा र एक डालो अखमिरी रोटीसँग लैजाऊ।
 3 तब तिनीहरूलाई सम्पूर्ण मानिसहरूसंग भेट हुने पालमा लैजाऊ।”
 4 यसर्थ परमप्रभुले तिनलाई आज्ञा दिनु भए झैं मोशाले भने। मानिसहरू सबै भेट हुने पालमा सँगै भेला भए।
 5 मोशाले मानिसहरूलाई भने, “यो परमप्रभुले आज्ञा दिनु भएको कुरा यही हो।”
 6 तब मोशाले हास्रन र तिनका छोराहरूलाई ल्याए अनि पानीले नुहाइदिए।
 7 तब मोशाले हास्रनलाई बुनेको कमेज पहिराइदिए अनि तिनको कम्मरमा पटुका बाँधिदिए। त्यसपछि हास्रनलाई अलखा पहिराए तब मोशाले तिनलाई एपोद बाँधिदिए। मोशाले एपोदलाई अलखामा बाँधिदिए।
 8 तब उनले हास्रनको छातीमा न्यायको छाती पाता लगाइदिए अनि गोजीमा ऊरीम र तुमीम राखिदिए।
 9 परमप्रभुले आज्ञा दिनुभए अनुसार तिनले हास्रनलाई टाउकोमा फेटा बाँधिदिए अनि फेटाको अधिल्लो भागमा सुनको पवित्र मुकुट लगाइदिए।
 10 मोशाले अभिषेक तेल लिएर पवित्र पालको प्रत्येक ठाउँ र चीजहरूमा छर्किदिए। अनि यसरी तिनले, ती सब चीजहरूलाई पवित्र पारे।
 11 उनले अभिषेक तेल वेदीमा सात पल्ट छर्किदिए। उनले अभिषेक तेल वेदी अनि भाँड-कुँडाहरू हातमुख धुने भाँडो अनि कचौरा राख्ने ठाउँलाई पवित्र बनाउन छर्किदिए।
 12 त्यसपछि हास्रनलाई शूद्र पार्न अभिषेक तेलको केही अंश तिनको शिरमा खन्याइ दिए।
 13 त्यसपछि मोशाले हास्रनका छोराहरूलाई ल्याए र बुनेको कमेज पहिराइ पटुका बाँधिदिएर तिनीहरूलाई टोपी लगाइदिए अनि यी सबै मोशाले परमप्रभुको आज्ञा अनुसार गरेका थिए।
 14 यसपछि उनले पापबलिको सौँदे ल्याए। हास्रन र तिनका छोराहरूले त्यस सौँदेको टाउकोमाथि आफ्ना-आफ्ना हात राखे,
 15 अनि मोशाले त्यो सौँदेलालाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित्त गर्न वेदी पवित्र बनाए।
 16 मोशाले सौँदेको भिन्त्यांशको बोसो, कलेजो बोसो, दुइवटा मगौलाहरू अनि तिनीहरूमाथि भएको बोसो निकाले अनि यी वेदीमा जलाए।
 17 त्यसपछि तिनले सौँदेको अरू बाँकी रहेको छाला, मासु, गोबर तथा अरू भागहरू परमप्रभुको आज्ञा अनुसार पाल बाहिर जलाईदिए।
 18 त्यसपछि तिनले होमबलिको निम्ति एउटा भेडा ल्याए अनि हास्रन अनि तिनका छोराहरूले त्यस भेडाको शिरमाथि तिनीहरूको हात राखे।
 19 तब मोशाले भेडालाई मारे अनि यसको रगत वेदीको चारैतिर छर्किदिए।
 20-21 भेडालाई तिनले टुक्रा-टुक्रा पारेर काटेर अनि टाउको, टुक्राएको मासु अनि बोसो आगोमा जलाए। तिनले भेडाको आन्दा-भुँडी र खुट्टाहरू पानीले धोए अनि सम्पूर्ण भेडालाई नै वेदीको आगोमाथि राखे। यो सुगन्धित बासुको लागि होमबलि थियो। यो परमप्रभुले मोशालाई दिएको आदेश अनुसार आगोद्वारा दिइने होमबलि थियो।
 22 त्यसपछि तिनले पूजाहारी नियुक्त भएकोमा अपर्ण गरिएको अर्को भेडा ल्याए अनि हास्रन र तिनका छोराहरूले आफ्नो हातहरू त्यस भेडाको टाउकोमाथि राखे।
 23 त्यसपछि तिनले त्यो भेडालाई मारेर त्यसको रगत हास्रनको दाहिने कानको लोतीमा, दाहिने हात र दाहिने खुट्टाको बुढी औंलाहरूमा लगाइदिए।
 24 मोशाले हास्रनका छोराहरूलाई अघि ल्याए अनि तिनीहरूको दाहिने कानको लोती दाहिने हातको औलो र दाहिने खुट्टाको बुढी औंलाहरूमा राखिदिए अनि रहेको रगत वेदी वरिपरि छर्किदिए।
 25 तिनले बोसो, बोसे पृच्छर आन्दुर्भुँडी छोप्ने सबै बोसो, कलेजो छोप्ने मासु, बोसोसितै दुइवटा मिगौला र दाहिने फिला लिए।
 26 परमप्रभु अघि राखिएको खमीर रहित रोटीको डालोबाट उनले एउटा मोटो अखमीर रोटी, अर्को एउटा अखमीर रोटी तेल मिसाएको र अखमीर फूलैरो अनि तिनीहरूलाई बोसो र दाहिने तिग्रामाथि राखे।
 27 तब मोशाले ती खाद्यहरू हास्रन अनि तिनका छोराहरूको हातमा राखिदिए अनि परमप्रभुअघि डोलाउने बलिको रूपमा माथि उठाए।
 28 तब तिनले तिनीहरूको हातबाट खाद्य लिएर अनि होमबलिको वेदीमाथि राखिदिए। यो पूजाहारीहरूको नियुक्ति निम्ति बलिदान थियो। यो एउटा सुगन्धित समुद्रघर भेटी हो जसले परमप्रभुलाई खुशी पार्थो।
 29 परमप्रभुको आदेश अनुसार परमप्रभुमाथि ह्याक्कुलो विशेष उपहारको रूपमा हल्लाए। पूजाहारीहरूलाई नियुक्त गर्नका निम्ति यो मोशाले भेडाको भाग थियो।
 30 तिनले केही अभिषेक गरेको तेल अनि रगत लिएर जो वेदीमा थियो अनि त्यसलाई हास्रन र तिनका छोराहरू र तिनीहरूको लुगाहरूमाथि छर्के। यसरी तिनले हास्रन र तिनका छोराहरूसहित तिनीहरूका लुगाहरू सितै पवित्र पारे।
 31 तिनले हास्रन र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासु उसिन र अभिषेक डालोमा भएको रोटीहरूसित खाऊ।
 32 तिमीहरूले खाएर उत्रेको मासु र रोटी आगोमा जलाई देऊ।
 33 तिमीहरू पूजाहारी अभिषेक भएको दिनदेखि सात दिनसम्म बाहिर कतै नजानु, अभिषेकको समय सात दिन हो तिमीहरूले सात दिन पूरा नहोउञ्जेल भेट हुने पाल छोड्नु हुँदैन।
 34 तिमीहरूलाई पूजाहारी पदमा नियुक्ति गराउन पवित्र पार्न परमप्रभुले आज्ञा गर्नु भएको थियो जुन आज गरियो।
 35 मलाई आज्ञा गरिएको छ तिमीहरू सात दिनसम्म रात-दिन भेट हुने पालको प्रवेशद्वारमा बस्नुपर्छ अनि परमप्रभुको आज्ञा पालन गर्नुपर्छ जसले गर्दा तिमीहरूको मृत्यु हुने छैन।”
 36 परमप्रभुले मोशा मार्फत जे जति आज्ञा गर्नु भएको थियो हास्रन र तिनका छोराहरूले सबै पालन गरे।

9

- परमेश्वरले पूजाहारीहरूलाई ग्रहण गर्नुभयो
 1 आठौँ दिनमा मोशाले हास्रन, तिनका छोराहरू र इस्राएलका बृद्ध प्रधानहरूलाई बोलाए।
 2 हास्रनलाई उनले भने, “बागलबाट निष्खोट एउटा बाछा पापबलिको निम्ति अनि होमबलिको निम्ति एउटा निष्खोट भेडा ल्याएर परमप्रभु सम्मुख बलि चढाऊ।
 3 इस्राएलका मानिसहरूलाई भने, “परमप्रभुको अघि पापबलिको निम्ति एउटा बोका, निष्खोट एक वर्ष पुगेको एउटा बाछा अनि होमबलिको निम्ति निष्खोट एउटा एक वर्षको पाता ल्याऊ।

4 अनि एउटा थुमा, एउटा सॉँढे र एउटा भेडा मेलबलिको निम्ति अनि अन्न बलि तेल सित मिसाएका उपहार झैं किन? किनभने आज परमप्रभु तिमीहरूको अघि प्रकट हुनुहुनेछ।”

5 यसर्थ मोशाले आज्ञा दिए अनुसार भेट हुने पालअघि तिनीहरूले चीजहरू ल्याए। सम्पूर्ण मानिसहरू परमप्रभुअघि आएर उभिए।

6 त्यसपछि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई यस्तो कार्य गर्नु भनी आज्ञा दिनु भएको थियो जसले गर्दा परमप्रभुको महिमा तिमीहरू प्रति झल्कियोस।”

7 त्यसबेला मोशाले हास्नलाई भने, “तिमी वेदीको नजिक जाऊ, तिम्नो पापबलि अनि होमबलि चढाऊ, आफ्नो र मानिसहरूको निम्ति पाप प्रायश्चित गर। परमप्रभुले आज्ञा गर्नु भएको अनुसार मानिसहरूले ल्याएको बलिदानहरू चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे।”

8 त्यसपछि हास्न आफ्नो निम्ति वेदीको नजिक गएर पापबलिको निम्ति बाछो मारे।

9 पछि हास्नका छोराहरूले तिनको नजिक त्यसको रगत ल्याए, अनि तिनले आफ्नो औलोमा रगत लिएर वेदीको कुना कुनामा लगाए अनि बाँकी रगत वेदीको आधारमा खन्याए।

10 तब परमप्रभुले मोशालाई आदेश गर्ने बित्तिकै हास्नले मुँगोला, गर्भजालो, कलेजो ढाक्ने मासु अनि पशुको बोसो वेदीमा जलाए।

11 पाल बाहिर हास्नले मासु र छाला आगोमा जलाइदिए।

12 त्यसपछि तिनले होमबलि स्वरूप भेडा मारे। हास्नका छोराहरूले तिनलाई रगत दिए अनि वेदीका वरिपरि छर्के।

13 अनि हास्नका छोराहरूले पशुका टुक्राहरू अनि यसको टाउको उसलाई दिए। तब हास्नले ती सबै वेदीमा जलाए।

14 फेरि तिनले आन्दा-भुँडी र खुट्टा पखालेर होमबलिसँगै वेदीमाथि जलाए।

15 त्यसपछि तिनले मानिसहरूको निम्ति बलिदान ल्याएर तिनीहरूको पापबलिको बोका मारे अनि पहिला गरे जस्तै पापबलिको निम्ति जलाए।

16 त्यसपछि हास्नले होमबलि ल्याए अनि आज्ञानुसार बलि दिए।

17 तब तिनले अन्नबलि ल्याए अनि त्यसबाट एक मुट्टी लिएर बिहानको होमबलिसित वेदीमा चढाए।

18 अनि तिनले मानिसहरूको मेलबलिको निम्ति सॉँढे र भेडा मारे। हास्नका छोराहरूले रगत लिएर तिनलाई दिए अनि तिनले त्यो सबै तिर छर्के।

19 अनि सॉँढे र भेडाको बोसो, आन्दा-भुँडी छोप्ने बोसो, मुँगोला र कलेजा छोप्ने मासु तिनका छोराहरूले तिनलाई दिए।

20 तिनीहरूले ह्याकुलामाथि बोसो राखे अनि तिनले त्यो बोसो वेदीमाथि जलाए।

21 अनि मोशालाई परमप्रभुले दिएको आदेश अनुसार उनले परमप्रभुलाई ह्याकुलो र दाहिने तिम्नो डोलाउने बलिको रूपमा चढाए।

22 तब हास्नले मानिसहरू प्रति हात उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढाई सिध्याए पछि तिनी वेदीबाट तल ओर्लिए।

23 त्यसपछि मोशा र तिनी भेट हुने पालमा गए। जब तिनीहरू बाहिर आए तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए। तब परमप्रभुको महिमा सबै मानिसहरूमा झल्कियो।

24 परमप्रभुको सामुनेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आ-आफना अनुहार भईतिर निहराए।

10

परमेश्वरले नादाब अनि अबीह नष्ट पार्नु हुन्छ

1 त्यसपछि हास्नका छोराहरू नादाब र अबीहले परमप्रभुअघि धूप जलाउनको लागि आफ्नो धूपदानीमा आगो प्रयोग गर्दै सल्काए जसकालागि उहाँले तिनीहरूलाई अनुमति दिनु भएको थिएन।

2 यसर्थ परमप्रभुको उपस्थितिबाट आगो निस्कियो र तिनीहरूलाई परमप्रभुको सामुने जलायो।

3 त्यसपछि मोशाले हास्नलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुने आउँछन् तिनीहरूद्वारा म सामानात हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हास्न नबोली बसे।

4 मोशाले हास्नका काका उज्जीएलका छोराहरू मीशाएल र एलसापानलाई बोलाए अनि भने। उनले तिनीहरूलाई भने, “आऊ अनि आफ्ना काकाको छोराहरूलाई पवित्र स्थानबाट बाहिर पालसम्म लैजाऊ।”

5 यसैले तिनीहरूले उनीहरूलाई पहिर्कै पोषाकमा मोशाको आदेश अनुसार पाल बाहिर उनीहरूलाई उठाएर लगे।

6 तब मोशाले हास्न र तिनका छोरा एलाजार र ईतामारलाई भने, “तिनीहरूको शिरको कपाल नखौर शोक देखाउनलाई आफ्ना लुगाहरू नच्यात, तब तिमीहरू मर्ने छैनौ, अनि परमप्रभु सबै मानिसहरूको विस्दृमा क्रोधित हुनुहुने छैन। तब नादाब र अबीहका लागि जो परमप्रभुद्वारा उत्पन्न गरेको आगोले गर्दा मरे, इस्राएलका सारा बासिन्दाहरू जो तिमीहरूका आफन्त छन् विलाप गर्न सक्छन्।

7 भेट हुने पालको प्रवेशद्वार, बाहिर तिमीहरू नजानु नत्र तिमीहरू मर्ने छौ। किनभने परमप्रभुले अभिषेक गरेको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूलाई मोशाले जे भनेका थिए त्यही गरे।

8 त्यसपछि परमप्रभुले हास्नलाई भन्नुभयो,

9 “जब तिमी र तिम्नो छोराहरू भेट हुने पालभित्र पर्छौ तिमीहरूले दाखरस अथवा मादक वस्तु पिउनु हुँदैन नत्र तिमीहरू मर्नेछौ। यो नियम भविष्यका तिम्नो सन्तानहरूको निम्ति सँधै रहोस्।

10 किनभने तिमीहरूले कुन पवित्र अनि कुन अपवित्र र कुन शूद्र अनि कुन अशूद्रमा भेद राख्नुपर्छ।

11 अनि परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएको नियमहरू तिनीहरूलाई सिकाउनुपर्छ।”

12 मोशाले हास्नका बाँचेका छोराहरू एलाजार र ईतामारलाई भने, “अन्नबलि लैजाऊ जो रहेको छ यसमा कुनै खमीर नमिसाऊ अनि वेदीको नजिक गएर खाऊ किनभने यो अति पवित्र छ।

13 अनि यो तिमीहरूले पवित्र ठाउँमा खानु किनभने यो तिमी अनि तिम्नो छोराहरूको निम्ति परमप्रभुलाई चढाइएको अंश हो। त्यसको लागि मैले आज्ञा दिएकोछु।

14 “तिमी र तिम्नो छोरा-छोरीहरूले समारोह शूद्र ठाउँमा बसेर डोलाउने बलिको ह्याकुलो र तिम्नो खान सक्छौ किनभने तिनीहरू तिमी र तिम्नो छोरा-छोरीहरूको निम्ति इस्राएलका मानिसहरूद्वारा मेलबलिको रूपमा दिइएका छन्।

15 तिनीहरूले डोलाइएको बलिको तिम्नो र ह्याकुलो अनि बोसो पनि आगोद्वारा चढाउन ल्याउनु पर्छ। यो तिमी र तिम्नो नानीहरूको निम्ति परमप्रभुको आदेश अनुसार सँधैको निम्ति हुनेछ।”

16 जब मोशाले पापबलिको बोको खोजे तब उनले त्यो पहिले नै पोली सकेको पाए। यसर्थ एलाजार र ईतामार, जो हास्नका बाँचेका छोराहरू हुन्, तिनीहरूसित मोशा रिसाए उनले भने,

- 17 “तिमीहरूले किन पापबलिको मासु पवित्र स्थानमा बसेर खाएनौ? किनभने त्यो बलि अत्यन्तै पवित्र हो। अनि परमेश्वरले मानिसहरूको दोष निवारणको निम्ति परमप्रभुअधि तिमीहरूलाई दिनुभएको हो।
 18 तिमीहरूले बोकाको रगत पवित्र स्थलभित्र ल्याएनौ। यसर्थ मैले आदेश अनुसार तिमीहरूले पवित्र स्थान भित्र मासु खाएको हुनु पर्छ।”
 19 तब हासन्ले मोशालाई भने, “आज के दिन तिमीहरूले आफ्ना पापबलि र होमबलि परमप्रभुको सामु चढाए तापनि ममाथि यस्ता कुराहरू परिआएका छन्। यदि मैले आज पापबलिको मासु खाएको भए, के यसले परमप्रभुलाई खुशी बनाउने थियो?”
 20 जब मोशाले यी कुरा सुने, तिनी यो कुरासँग सहमत भए।

11

- सामूहिक भोजनको नियम
 1 परमप्रभुले मोशा र हासन्लाई भन्नुभयो,
 2 “इसाएलका मानिसहरूलाई भन: पृथ्वीका प्राणीहरूमध्ये तिमीहरू यी प्राणीहरू खान सक्छौ:
 3 तिमीहरू कुनै पनि प्राणी खान सक्छौ जसको खुर चिरिएको हुन्छ अनि जो उगाउँछ।
 4-6 “तिमीहरूले ऊँट खानु हुँदैन किनभने यो उगाउँछ तर यसको खुर चिरिएको छैन, भुइँभालु किनभने यो उगाउँछ तर यसको खुर चिरिएको हुँदैन। खरायो यद्यपि यो उगाउँछ। यसको खुर चिरिएको हुँदैन किनभने यी अशुद्ध हुन्।
 7 अनि सँगुर-यसको खुर चिरिएको त छ तर यसले उगाउँदैन, यसर्थ यो तिमीहरूको निम्ति फोहोर तथा अशुद्ध छ।
 8 तिमीहरूले यी पशुहरूको मासु नखानु अनि या पशुहरूको सिनु नछुनु। यी पशुहरू तिमीहरूको निम्ति अशुद्ध अनि फोहोर हुन्।
 समुद्री खाद्य विषयमा नियम
 9 “पानीमा हुने सबै प्राणीहरू तिमीहरूले खान सक्छौ, जलचर प्राणीहरूमा जसको पखेटा र कल्ला हुन्छ, चाहे त्यो नदी अथवा समुद्रको, तिमीहरू खान सक्छौ।
 10-11 नदी अनि समुद्रका सबै प्राणीहरूमा जसको पखेटा अथवा कल्ला हुँदैन त्यसलाई घृणा गर्नु अनि नखानु। यस्ता पशुहरू तिमीहरूको निम्ति घृणित हुन् अनि तिमीहरूले तिनीहरूको मासु खानु हुँदैन तिमीहरूले तिनीहरूको मृत शरीरहरूलाई छुनु हुँदैन।
 12 जलचर प्राणीहरू मध्ये जसको पखेटा अनि कल्ला हुँदैन त्यसको मासु खानु तिमीहरूको निम्ति निषेध मान्नुपर्छ।
 चराहरू जो खानु हुँदैन
 13 “चराहरूमा यी तिमीहरूको निम्ति घृणित हुन् अनि तिमीहरूले यिनीहरूको मासु खानु हुँदैन गस्ड, गिद्ध, कालो गिद्ध,
 14 रातो चील र सबै प्रकारका कालो चील,
 15 सबै थरीका कागहरू,
 16 दूले लाटकोसेरो, कराउने लाटकोसेरो, समुद्री चराहरू र सबै जातका बाजहरू,
 17 सानो लाटोकोसेरो, पानी काग, भुल्का,
 18 सेतो लाटोकोसेरो, मरुभूमिमा हुने लाटोकोसेरो, माछा खाने चील,
 19 सारस, सबै प्रकारको बकुल्ला, फाँप्रेचरो र चमेरो।
 किराहरूको मासु खाने नियम
 20 “तिमीहरूले प्रत्येक पखेटा भएका किराहरूलाई जो घस्रेर हिड्छन्, खानमा बारेको सम्झनु पर्छ।
 21 तर तिमीहरूले उफ्रिने जोनी भएका खुट्टा हुने पखेटा भएका किराहरू खान सक्छौ।
 22 यी किराहरू मध्ये तिमीहरूले खान सक्छौ: प्रत्येक प्रकारको सलह, पखेटा सलह; प्रत्येक जातको किश्रा र फटेझ्या खानु सक्छौ।
 23 “चार खुट्टे तर पखेटा भएका प्रत्येक जातका किराहरू तिमीहरूको निम्ति घृणित हुन्छ, यो तिमीहरूले खानु निषेध मान्नुपर्छ।
 24 निम्न लिखित प्राणीहरूले तिमीहरूलाई फोहोर अनि अपवित्र पार्छ। कुनै पनि मानिस जसले तिनीहरूको सिनु छुन्छ त्यो साँझसम्म अपवित्र रहन्छ।
 25 अनि कुनै पनि मानिस जसले सिनु बोक्छ, उसले आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो अपवित्र रहनेछ।
 पशुहरूको विषयमा धेरै नियमहरू
 26-27 “कुनै प्राणी जसको चिरिएको खुर त छ तर उगाउँदैन भने त्यो तिमीहरूको निम्ति अपवित्र हो। जसले पनि यसलाई छुन्छ अशुद्ध हुन्छ। चार खुट्टाले हिड्छ तर पन्जाले टेकेर हिड्छन् भने त्यस्तो प्रत्येक पशु तिमीहरूको निम्ति अपवित्र हो। कुनै पनि मानिस जसले त्यसलाई छुन्छ त्यो साँझसम्म अपवित्र हुन्छ।
 28 जसले यस्तो पशुको लाश बोक्छ, साँझसम्म अशुद्ध रहन्छ अनि यसले आफ्नो लुगा धुनुपर्छ। त्यस्ता पशुहरू तिमीहरूको निम्ति अशुद्ध हुन्।
 घस्रने पशुहरूको विषयमा नियमहरू
 29 “भैँसा घस्रने प्राणीहरू मध्ये यिनीहरू तिमीहरूको निम्ति अपवित्र हुन्-जस्तै न्याउरीमुसो, मुसो, सबै जातको छेपारोहरू,
 30 माउसुली, गोहोरो, भालेभुँगे, बालुवामा हुने छेपारो अनि रंग बदल्ने छेपारो।
 31 घस्रनेहरूमा यिनीहरू तिमीहरूको निम्ति अशुद्ध हुन्। कसैले यी प्राणीहरूमध्ये कुनैको पनि लाश छापे त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ।
 अशुद्ध पशुहरूको विषयमा नियमहरू
 32 “अनि यदि अशुद्ध पशुहरू मध्ये कुनै मर्छ अनि केहि कुरामा पर्छ तब त्यो वस्तु अशुद्ध हुनेछ यो काठ, लुगा, छाला, पाठाको छालाको लुगा (भाङ्ग्रा) अथवा कुनै काम आउने भाँडे किन नहोस। यदि यस्तो भए, यसलाई पानीमा डुबाउनु पर्छ अनि यो साँझसम्म अशुद्ध रहनेछ।
 33 माटोको भाँडामा मरेका यी प्राणीहरूमध्ये कुनै परे त्यो भाडमा रहेको चीज पनि अशुद्ध हुन्छ र त्यो भाँडा फुटाउनु पर्छ।
 34 यदि त्यो भाँडामा पानी थियो अनि त्यसले अर्को कुनै खाद्य छुन्छ। त्यो अशुद्ध हुनेछ। अनि यदि कुनै पिउने वस्तु त्यस भाँडामा थियो भने त्यो पनि अशुद्ध हुनेछ।
 35 यदि त्यो मरेको वस्तुको कुनै पनि अंग मात्र केही चीजमा परे त्यो चीज अशुद्ध हुनेछ। यदि त्यो वस्तु चुला अथवा अँगीटी हो भने त्यो भत्काउनु पर्छ।
 36 “तर यदि कोही पानीको मुहान अथवा कुवाँमा भए त्यो अशुद्ध हुँदैन तर जसले मरेको लाश छुन्छ त्यो चाँहि अशुद्ध हुन्छ।
 37 अनि यदि त्यो मृत देह कुनै बीउमाथि झरे त्यो बीउ शुद्ध नै रहन्छ।

- 38 तर यदि ती बीउहरूमाथि पानी हालेको छ र त्यस्तो सिनु पर्यो भने ती बीउहरू तिमीहरूको निम्ति अशुद्ध हुनेछन्।
- 39 “यदि तिमीहरूका पशुहरूमध्ये कुनै मर्छ जसलाई खानको निम्ति तिमीहरूलाई अनुमति दिइएको छ, तब व्यक्ति जसले यसको मृत शरीरलाई छुन्छ सौँझसम्म अशुद्ध रहनेछ।
- 40 यदि कसैले त्यस मरेको पशुको कुनै भागको मासु खान्छ तब त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ र सौँझसम्म ऊ अशुद्ध रहनेछ। यदि कसैले त्यस्तो पशुहरूको लाश छुन्छ ऊ सौँझसम्म अशुद्ध रहनेछ अनि उसले आफ्ना लुगाहरू धुनु पर्छ।
- 41 “अनि प्रत्येक प्राणी जो भुइँमा घस्रन्छ त्यसलाई तिमीले घृणा गर्नेपछि अनि तिमीले त्यो खानु हुँदैन।
- 42 कुनै पनि प्राणी जो भुइँमा आफ्नो पेटले सुल्कन्छ अथवा चार अथवा धेरै खुट्टाले घस्रन्छ त्यस्तो प्राणी तिमीहरूले खानु हुँदैन। तिनीहरूलाई घृणा गर्नुपर्छ।
- 43 यस्ता घस्रने प्राणीबाट तिमीहरू कुनै पनि परिस्थितिमा अशुद्ध नहुनु। यिनीहरूलाई छोएर अशुद्ध नबन।
- 44 किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हूँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भुइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन
- 45 म परमप्रभु तिमीहरूका परमेश्वर हूँ जसले तिमीहरूलाई मिश्र देशबाट तिमीहरूका परमेश्वर हुनका निम्ति बाहिर ल्याएँ, तिमीहरू पवित्र बन किनभने म पवित्र छु।”
- 46 पशु, पक्षी, जलचर अनि भुइँमा घस्रने सबै प्राणीहरूका निम्ति विधिहरू यी नै हुन्।
- 47 पवित्र र अपवित्र र पशुहरूमा मासु खानु हुने र नहुने छुट्याउने नियम यी नै हुन्।

12

सुक्रेरीका नियमहरू

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
 2 “इसाएलका मानिसहरूलाई भन:
 “यदि कुनै मी गर्भवती हुन्छ र एउटा छोरा जन्माउँछे तब ऊ सात दिनसम्म अशुद्ध रहन्छे जस्तो ऊ रजस्वलाको समयमा अशुद्ध हुन्छे।
 3 अनि आठौँ दिनमा नवजात बालकको खतना गरिनुपर्छ।
 4 सुक्रेरी आइमाइले शक्तिकरणको निम्ति तैतिस दिनसम्म परखनुपर्छ। आइमाइले कुनै पवित्र चीज छुनु हुँदैन तथा पवित्र स्थानतिर जानु हुँदैन जबसम्म उसको शरीर हुने दिन पूरा हुँदैन।
 5 यदि कुनै स्त्रीले छोरी जन्माइ त्यो स्त्री स्वाभाविक रजस्वलाको दिनमा झैं दुई हप्तासम्म अशुद्ध रहन्छे। अनि उसले आफ्नो रजस्वलाबाट शक्तिकरणको निम्ति छयसडी दिनसम्म परखनुपर्छ।
 6 “शुद्ध हुने दिन शेष भएपछि उसले छोरा पाएकी होस् अथवा छोरी, होमबलिको निम्ति एउटा एक वर्ष थुमा अनि पापबलिको निम्ति परेवाको एउटा बच्चा अथवा दुकुरको बच्चा उसले पूजाहारी कहँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ।
 7 त्यसपछि पूजाहारीले उसको बलि परमप्रभुलाई चढाउँछन् र ऊ सुक्रेरी आफ्नो रजस्वलाबाट शुद्ध हुन्छे। यो नानी जन्माउँने कुनै पनि स्त्रीको निम्ति विधि हो।
 8 यदि उसले थुमा चढाउन सक्िन्न भने होमबलि र पापबलिको निम्ति एक जोडी परेवाका बचेरा अथवा दुकुर ल्याउनु पर्छ र पूजाहारीले उसलाई शुद्ध पार्छ अनि ऊ शुद्ध हुन्छे।”

13

चर्म रोग संबन्धी नियमहरू

- 1 परमप्रभुले मोशा र हास्नलाई भन्नुभयो,
 2 “यदि कुनै मानिसको आफ्नो शरीरको छालामा कुनै वर्णांतर दाग, विफिरा अथवा कुनै घाउ छ भने त्यसबाट कुनै हानिकारक चर्म रोग हुन सक्ने सम्भावना रहे उसलाई हास्न अथवा तिनका पूजाहारी छोराहरू भएको ठाउँमा लैजानु पर्छ।
 3 पूजाहारीले उसको चर्मरोग जाँच गर्नु पर्छ अनि यदि पूजाहारीले घाउमा भएका रौं फुलेको थाहा पाउनुहुन्छ घाउ छालाभन्दा गहिरो छ तब त्यो हानिकारक चर्मरोग हो। जब पूजाहारीले जाँच सक्नु हुन्छ तब त्यस मानिसलाई अशुद्ध घोषणा गरिनु पर्छ।
 4 “तर यदि त्यो दाग उसको शरीरको छालामाथि चहकिलो दाग मात्र हो अनि त्यो छालाभन्दा गहिरो छैन अनि रौं पहिल्यै फुलेको छैन तब पूजाहारीहरूले उसलाई सात दिनसम्म अरु मानिसहरूदेखि अलग्गै राख्नु पर्छ।
 5 यदि उसको जाँचमा त्यो घाउमा परिवर्तन नभए, अथवा घाउ नफैलिएको भए, पूजाहारीले त्यस मानिसलाई अरु सात दिन अलग्ग राख्नु पर्छ।
 6 अनि सातौँ दिनमा पूजाहारीले त्यो घाउलाई एक पल्ट फेरि जाँच गर्नु पर्छ, र यदि त्यो घाउ मत्थर भएको छैन अनि छालाको अरु ठाउँतिर फिजिएको छैन भने तब पूजाहारीले उसलाई शुद्ध घोषणा गर्नु पर्छ। त्यो केवल खटिरा हो। अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ अनि ऊ शुद्ध हुनेछ।
 7 “तर यदि त्यस मानिसले पत्तो लगाउँछ पूजाहारीले जाँच गरेपछि उनले घोषणा गर्नुअघि घाउ बढेको छ, तब ऊ फेरि जाँच गराउनकालागि पूजाहारीकहाँ जानु पर्छ।
 8 अनि यदि पूजाहारीले जाँच गर्दा छालाको घाउ फैलिएको पाए त्यस मानिसलाई पूजाहारीले अशुद्ध ठहराउनेछन्। यो एक हानिकारक रोग हो।
 9 “यदि कुनै मानिसलाई छालाको सरुवा रोग लागे उसलाई पूजाहारीकहाँ ल्याउनुपर्छ।
 10-11 यदि पूजाहारीले जाँच गर्दा रोगीको छालामा सेतो सुनिएको पाउनु भयो र त्यसको रौं सेतो भएको र सुनिएको पाउनु भयो भने, यो धेरै समय सम्म रहने छालाको रोग हो र पूजाहारीले त्यसलाई अशुद्ध ठहराउनु।
 12 “यदि त्यो चर्मरोग शरीर भरी टाउकोदेखि खुट्टासम्म फैलिएको छ भने
 13 पूजाहारीले जाँच गरेर उसलाई शुद्ध ठहराउन सक्छन् कारण ऊ सेताम्मे भएको हुन्छ र ऊ शुद्ध हो।
 14 तर त्यस मानिसमा आलो मासु देखिने बित्तिकै अशुद्ध हुनेछ।
 15 आलो मासु अशुद्ध हो र पूजाहारीले जाँच गर्ने बित्तिकै त्यो अशुद्ध भनी ठहराउने छन। त्यो सरुवा रोग हो।
 16-17 “अनि फेरि आलो मासु सेतो हुन्छ तब मानिसले पूजाहारीकहाँ अवश्यै जानुपर्छ अनि पूजाहारीले त्यस मानिसलाई जाँच गर्नु पर्छ, यदि आलो मासु सेतो भएको छ, तब पूजाहारीले त्यस मानिसलाई अवश्यै शुद्ध घोषणा गर्नु पर्छ, किनभने त्यो मानिस शुद्ध छ।
 18 “यदि कसैको छालामा एक प्रकारको फोका छ अनि यो निको भएको छ, तब त्यस ठाउँमा सेतो दाग अथवा रातो-सेतो चहकिलो दाग बनिन्छ।

- 19 पछि त्यस ठाउँमा सेतो वर्णान्तर रातो सेतो उज्ज्वल दाग बनिन्छ, तब त्यो मानिस पूजाहारीकहाँ जाओस।
- 20 जब उसलाई जाँच गर्दा यदि पूजाहारीले फोका छाला भन्दा गहिरौं भेट्छन् अनि रौं सेतो भएको छ, पूजाहारीले उसलाई अशुद्ध घोषणा गर्नु पर्छ। यो फोकाबाट निस्केको एउटा हानिकारक चर्मरोग हो।
- 21 तर यदि पूजाहारीले सेतो रौं भेट्दैनन् अनि घाउ छालाभन्दा गहिरौं छैन तर नरम भएको छ, तब उनले उसलाई अरू मानिसहरूबाट सात दिनसम्म छुट्याएर राख्नु पर्छ।
- 22 यदि त्यो घाउ छालामा फैलिएको पाए त्यो मानिस अशुद्ध भएको घोषणा गर्नुपर्छ कारण त्यो एक सरुवा रोग हो।
- 23 तर यदि त्यो रातो दाग त्यही नैफेलिहयो भने त्यो पिलोको दाग मात्र हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध ठहराउनु पर्छ।
- 24 “अथवा कसैको छाला पोलेर रातो वर्ण मासु भएको छ भने पूजाहारीले जाँच गर्नु पर्छ अथवा पोलेको ठाउँमा सेतो दाग रहे पनि जाँच गर्नुपर्छ यदि पूजाहारीले उज्ज्वल दागमा रौं सेतो भएको अनि घाउ छालभित्र गाडिन थालेको पाए,
- 25 यो पोलेको घाउबाट फैलिएको हानिकारक रोग हो। तर घाउ सुकेको पाए। त्यस मानिसलाई अरूबाट सात दिनसम्म यो हानिकारक चर्मरोग हुनाले पूजाहारीले अशुद्ध घोषणा गर्नुपर्छ।
- 26 तर यदि पूजाहारीले जाँच गर्दा त्यो चहकिलो दागमा सेतो रौं भेट्दैनन् र घाउ पनि छालाभन्दा गाडिएको पनि भेट्दैनन्, तर घाउ नरम भएको भेट्छन्, तब उनले मानिसलाई अरूबाट सात दिन लागि छुट्याउनु पर्छ।
- 27 त्यसपछि सातौं दिनमा पूजाहारीले रोगीलाई जाँच गर्छन्, यदि रातो दाग छालामा फैलिएको भए उनले त्यस रोगीलाई अशुद्ध घोषणा गर्नु कारण यो एक हानिकारक चर्मरोग हो।
- 28 तर यदि त्यो रातो दाग आफ्नै स्थानमा रही अरुतिर फैलिएन भने र त्यो नरम रहे, पोलिएको बाट भएको वर्णान्तर हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध घोषणा गर्नु किनभने उसको त्यो पोलिएको घाउबाट बनिएको दाग मात्र हो।
- 29 “यदि कुनै पुरुष अथवा स्त्रीको टाउको अथवा चिउँडोमा सरुवा घाउ निस्केको छ अनि घाउ छालभन्दा गहिरौं कपाल पातलो र पहेलो छ, तब पूजाहारीले उसको घाउ जाँच गर्नु पर्छ।
- 30 अनि पूजाहारीले घाउ हानिकारक भएको घोषणा गर्नु पर्छ।
- 31 पूजाहारीको जाँचमा यदि दाग छालाभन्दा गहिरौं छैन अनि त्यहाँ कालो कपाल पाएको छैन भने त्यस मानिसहरूलाई अरूबाट सात दिनसम्म छुट्याउन पर्छ।
- 32 सातौं दिनको दिन पूजाहारीले घाउ जाचनु पर्छ। यदि घाउ फैलिएको छैन। त्यसमा पहेलो रौं छैन अनि बाहिरि छालाभन्दा दाग गहिरिएको छैन।
- 33 त्यस मानिसले दारी आफै काटोस। तर उसले दाग चाँहि नकाटोस। पूजाहारीले त्यस रोगी मानिसलाई सात दिनको निम्ति फेरि अरू मानिसहरूबाट अलग राख्नु।
- 34 सातौं दिनको दिन पूजाहारीले उसको दाग जाँचनु अनि यदि उसले त्यो दाग छालामा फैलिएको नभए र दाग निस्केको ठाउँको छाला नदबिएको भए पूजाहारीले उसलाई शुद्ध घोषित गर्छन्। त्यस मानिसले आफ्नो लुगा धोओस र शुद्ध होओस।
- 35 तर यदि त्यो मानिस शुद्ध घोषित भए पछि दाग छालामा फैलिए।
- 36 यदि दाग छालमा फिजिएको छ भने पूजाहारीले उसको जाँच गर्नु पर्छ यदि छालामा दाग फिजिएको भेट्नेछन्, पहेलो कपालको खोजी गर्न आवश्यकता छैन। त्यो मानिस अशुद्ध छ।
- 37 तर यदि दाग निको भएको घाउ देख्दा त्यसमा केही परिवर्तन नपाए अनि कालो रौं पलाएको भए त्यो दाग निको भएको हो। त्यो मानिस शुद्ध छ अनि पूजाहारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गर्छन्।
- 38 “यदि कुनै पुरुष अथवा स्त्रीको शरीर भरि सेतो दाग भए,
- 39 पूजाहारीले जाँच गर्नु पर्छ र यदि ऊनी भन्छन् त्यस मानिसको जिउको दाग मात्र धमिलिएको सेतो दाग हो, तब यो एउटा डाबर मात्र हो जो छालामा निस्किएको छ। डाबर हानिकारक हुँदैन। त्यो मानिस शुद्ध छ।
- 40 “जब कुनै मानिसको टाउकोको कपाल झर्छ भने त्यो मानिस खुइले मात्र हो अशुद्ध होइन।
- 41 यदि उसको टाउकोको अगिल्लि एक भाग खुइलियो भने त्यो मानिस शुद्ध हो, ऊ तालु खुइले मात्र हो।
- 42 तर उसको खुइलेको तालुमा अथवा निधारमा रातो घाउ निस्कियो भने त्यो हानिकारक चर्मरोग हो जुन उसको शिरबाट फैलिन शुरू गरेको हुनु पर्छ।
- 43 उसलाई पूजाहारीले जाँचून र यदि त्यसरी जाँचदा उसको टाउकोमा अथवा निधारमा भएको घाउ हानिकारक चर्मरोग जस्तो देखियो भने,
- 44 त्यो मानिस अशुद्ध हो कारण उसको त्यो घाउ हानिकारक रोग हो। यसर्थ उसको टाउकोमाथि घाउ निस्केकोले पूजाहारीले उसलाई अशुद्ध घोषणा गर्छन्।
- 45 “यदि एक जना मानिसलाई हानिकारक चर्मरोग लाग्छ, उसले आफ्नो लुगाहरू च्यात्नु पर्छ अनि शिरको केश छरपस्ट राख्नु पर्छ अनि उसले आफ्नो माथिको ओठ छोपेर ‘अशुद्ध! अशुद्ध’ भन्दै कराउनु पर्छ।
- 46 त्यो मानिस अशुद्ध रहनेछ जबसम्म उसमा यो रोग रहन्छ। उसले एकले बसु पर्छ अनि उसले आफ्नो घर शिबिर बाहिर बनाउनु पर्छ।
- 47 “जब कुनै लुगामा, त्यो लुगा ऊनी अथवा सूती जे होस,
- 48 कुनै बुनेको सूती अथवा ऊनी अथवा छालाको कुनै पनि चीज होस यदि त्यसमा ढुस्सी पलायो भने र
- 49 पलाएको ठाउँ हरियो अथवा रातो भयो भने, पूजाहारीलाई जाँच गराउनु पर्छ कारण त्यो ढुस्सी फैलिएको हो।
- 50 पूजाहारीले त्यो ढुस्सी दागलाई हेरून् अनि त्यो दाग भएको चीजलाई सात दिनसम्म अलग राख्नु।
- 51 सातौं दिनमा फेरि पूजाहारीले त्यस चीजलाई जाँच गर्छन् र यदि त्यो दाग* लुगामा, वा कुनै पनि चीजमाथि (ऊनी-सूती-छाला जे होस) ढुस्सी फैलिएको पाए त्यो अशुद्ध हो।
- 52 त्यो ढुस्सी लागेको वस्तु चाहे ऊनी, सूती अथवा छाला जे सुकैले बनिएको होस, यदि त्यसमा ढुस्सी फैलिएको पाए त्यो वस्तु नै आगोमा जलाउनुपर्छ।
- 53 “यदि पूजाहारीले उनको जाँचमा त्यो वस्तु चाहे त्यो सूती, ऊनी अथवा लाले बुनेको सिलाएको जे जस्तो सुकै होस त्यसमा ढुस्सी फैलिएको नपाए,
- 54 पूजाहारी मानिसहरूलाई त्यो वस्तु धुने आदेश दिऊन् र त्यसलाई अझ सात दिनसम्म अलग राख्न लगाउन।

* 13:51: दाग लुगामा लाने ‘ढुस्सी’ अथवा घरको देवलमा उग्रने एक प्रकारको ‘लेऊ’ अथवा ‘इयाउ’, घरको छानामा उग्रने ‘च्याउ’।

55 लुगा धोएपछि पूजाहारीले त्यसलाई हेर्नु पर्छ अनि यदि हुसीको दाग बदली भएको पाइन्छ अनि फिजिएको छैन, यो अशुद्ध हुन्छ। यसलाई दुस्सी अघि लागेको होस् अथवा पछि आगोमा जलाउनु पर्छ।

56 “यदि त्यो वस्तु पूजाहारीले जाँच गर्दा त्यो धोएपछि त्यसमा दाग हराएको पाए लुगा चाहे सूती, ऊनी छाला जे सुकेको होस, दाग भरिको ठाउँ काटेर फ्याँकोस।

57 यदि पूजाहारीको जाँचमा त्यो वस्तु, जे सुकैले, बनिएको किन नहोस, त्यो दाग फैलिँदै गएको पाए त्यसलाई आगोमा जलाउनुपर्छ।

58 तर यदि थुँदा त्यो दाग लुगाबाट जे सुकैले बनिएको किन नहोस हराएको पाए, फेरि धनु पर्छ अनि त्यो शुद्ध हुन्छ।”

59 लुगा चाहे बुने अथवा सिलाएको होस त्यो चाहे ऊनी, सूती अथवा छाला जे सुकेको किन नहोस हुसी लागे शुद्ध अशुद्ध भनी निर्णय गर्ने विधिहरू यी नै हुन।

14

चर्मरोग लागेको मानिस निको हुँदाको नियमहरू

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
- 2 “जब एक जना मानिस चर्मरोगबाट निको हुन्छ, उसले शुद्ध हुनको निम्ति यी नियमहरू पालन गर्नु पर्छ।
- 3 “पूजाहारीले पाल बाहिर त्यो मानिस भएको ठाउँमा गएर जाँच गर्नु अनि त्यो चर्मरोग लागेको मानिस निको भएको पाए पूजाहारीले
- 4 उसलाई शुद्ध गराउनुको निम्ति दुइवटा शुद्ध चरा, एक टुक्वा सल्लाको काठ, अलिकति रातो धागो र हिसप ल्याउने आदेश दिऊन।
- 5 त्यसपछि पूजाहारीले ती दुइवटा मध्ये एउटा चरालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिऊन।
- 6 अर्को जिउँदो चरालाई पूजाहारीले लिएर, सल्लाको काठ, रातो धागो अनि हिसपसित अथिल्लो चराको रगत मिसिएको पानीमा चोबलनु।
- 7 अनि चर्म रोग निको पारिनु पर्ने मानिसमाथि त्यो पानी सात पल्ट छर्किऊन। त्यसपछि त्यो मानिस शुद्ध भयो भनी घोषणा गरियोस। अनि त्यो जीवित चरालाई पूजाहारीले खुल्ला मैदानमा छाडिदिऊन।
- 8 “तब मानिसले जसलाई शुद्धगराइँ थियो, आफ्नो लुगाहरू धनु पर्छ कपाल खौरिनु अनि न्हाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्र सक्छ तर सात दिनसम्म पालभित्र पस्र हुँदैन।
- 9 सातौँ दिन उसले आफ्नो कपाल, दाही अनि आँखी रौँ खौरिनु उसले सबै कपाल खौरिनु, आफ्नो लुगा धुओस् अनि ऊ शुद्ध हुन्छ।
- 10 “अठौँ दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेडाको दुइवटा निष्कट पाठो अनि एक वर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पार्थी मसिनो पीठो र आधा माना तेल ल्याओस्।
- 11 शुद्ध पार्ने पूजाहारीले भेट हुने पालको फाटकमा परमप्रभुअघि चर्म रोग भएको मानिस र उसको भेटीहरू ल्याउनु पर्छ।
- 12 तब पूजाहारीले एउटा पाठो अनि आधा माना तेल ल्याउनु पर्छ अनि परमप्रभुको निम्ति दोषबलिलाई डोलाउने बलिको रूप चढाउनु पर्छ।
- 13 उनले पापबलि र होमबलि चढाउने पवित्र स्थानमा मार्नु पर्छ किनभने यो दोषबलि पापबलि जस्तै हो। यो पूजाहारीको हो अत्यन्तै पवित्र हुन्छ।
- 14 “पूजाहारीले दोषबलिबाट केही रगत लिनु पर्छ र शुद्ध हुने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा यसलाई दल्नु पर्छ।
- 15 त्यसपछि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रेहातको हत्केलामा हाल्नु।
- 16 त्यसपछि पूजाहारीले आफ्नो देब्रे हातको हत्केलामा दाहिने हातको औंला डुबाएर परमप्रभुअघि सात पल्ट छर्किऊन।
- 17 हत्केलामा बाँकी रहेको तेल शुद्ध हुने मानिसको दाहिने कान, उसको दाहिने हातको बूढी औंलामाथि, दाहिने खुट्टाको बूढी औंलामाथि खनाउनु पर्छ जुन ठाउँमा उसले दोषबलिको रगत छर्केको थियो।
- 18 उसको हत्केलामा रहेको तेल त्यो शुद्ध पारिँदै गरिएको मानिसको टाउकोमा लगाउनु पर्छ त्यस्तै प्रकारले पूजाहारीले उसलाई परमप्रभुअघि शुद्ध पार्नु पर्छ।
- 19 “तब पूजाहारीले पापबलि चढाउनु पर्छ अनि मानिसलाई उसको अशुद्धताबाट शुद्ध गर्नु पर्छ अनि त्यसपछि उनले होमबलि मार्नु पर्छ।
- 20 पूजाहारीले होमबलि अनि अन्नबलि वेदीमा चढाएर त्यस मानिसलाई प्रायश्चित्त गर्नु पर्छ अनि त्यो मानिस शुद्ध हुनेछ।
- 21 “तर यदि ऊ गरीब छ अनि त्यसको व्यवस्थामा गर्नु सक्दैन भने तब उसले शुद्ध हुनका लागि एउटा भेडा दोष बलिको रूपमा ल्याउनु पर्छ अनि एकाको दश खण्डको एक खण्ड तेल मिसाइएको मिहिन पीठो अनि एक माना जैतुनको तेल अन्न बलिको रूपमा ल्याउनु पर्छ।
- 22 अनि आफूले व्यवस्था गर्न सके अनुसार दुइवटा हुकुर अथवा परेवाको बच्चा, एउटा पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।
- 23 “उसको शुद्धताको निम्ति अठौँ दिनमा ती सब भेट हुने पालको ढोकामा परमप्रभुको सामुने पूजाहारीकहाँ ल्याओस्।
- 24 तब पूजाहारीले दोषबलिको पाठो र तेल लिएर डोलाउने बलिको रूपमा परमप्रभुअघि हल्लाउनु पर्छ।
- 25 त्यसपछि दोषबलिको निम्ति भेडाको पाठो मारियोस् र त्यसको केही रगत शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा लगाऊन।
- 26 अनि पूजाहारीले तेल त्यही देब्रे हातको हत्केलामा खन्याउनु पर्छ।
- 27 त्यसपछि पूजाहारीले हत्केलाको तेल दाहिने हातको औंलाले परमप्रभु अघि सात पल्ट छर्किऊन।
- 28 अनि पूजाहारीले उसको हातमा रहेको केही तेलबाट लिएर त्यो शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको बूढी-औंला र दाहिने खुट्टाको बूढी-औंलामा जहाँ दोषबलिको रगत लगाइ दिएको थियो त्यही लगाई दिऊन।
- 29 पूजाहारीको हत्केलामा बाँकी रहेको तेल शुद्ध पारिनु पर्ने मानिसको शिरमा परमप्रभुअघि उसलाई शुद्ध पार्ने लगाई दिऊन।
- 30 “तब जवान हुकुर अथवा परेवा जे हुन्छ उसले जगेडा गर्न सक्छ।
- 31 एउटा पापबलिको निम्ति अनि अर्को होमबलिको निम्ति पूजाहारीले अन्नबलिसित चढाऊन। यसरी पूजाहारीले त्यो शुद्ध पारिनु पर्ने मानिसलाई परमप्रभुकोअघि प्रायश्चित्त गराउने छन।”
- 32 एक जना मानिसहरू चर्म रोगबाट मुक्त भएपछि शुद्ध हुनको निम्ति यी नियमहरू छन। यी नियमहरू तिनीहरूका लागि हुन जो आफूलाई शुद्ध बनाउनका लागि नियमित बलि चढाउन जगेडा गर्न सक्दैनन।

घरमा हुसीको निम्ति नियमहरू

- 33 परमप्रभुले मोशा र हासनलाई भन्नुभयो,
- 34 “जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुग्छौ, अनि म तिमीहरूको कुनै घरमा हुसी पठाउनेछु,
- 35 तब त्यो घरको मालिक आओस् र पूजाहारीलाई भनोस्, ‘मेरो घरमा हुसी परे जस्तै लाग्छ।’

- 36 "त्यसपछि पूजाहारीले घरमा आफू घर जाँच गर्नुअघि त्यस घरको प्रत्येक चीज बाहिर निकाल्ने आदेश दिऊन् कारण घरको प्रत्येक चीज नै अशुद्ध हुँदैन।
- 37 त्यसपछि पूजाहारी घर जाँच गर्न आऊन् र यदि उनले घरको भित्तामा लागेको ढुसीमा रातो अथवा हरियो टाटो पाए त्यो भित्तामा ढुसीमा गहिरिएको बुझिनेछ र,
- 38 तब पूजाहारीले बाहिर निस्केर सात दिन सम्मको निम्ति घरको ढोका बन्द गरिदिऊन्।
- 39 "पूजाहारीले सात दिनमा फर्केर घर निरीक्षण गर्नु पर्छ। यदि घरको भित्तामा ढुसी फैलिएको पाइन्छ
- 40 पूजाहारीले आदेश दिनुपर्छ, मानिसहरूले त्यस घरको भित्ताको ढुसी लागेको टाउँको ढुङ्गाहरू भत्काउन र ती ढुङ्गाहरू शहर बाहिर लगी कुनै फोहोर ठाउँमा फर्काऊन्।
- 41 त्यसपछि पूजाहारीले त्यस घरको भित्ता सबै खुर्किन लगाऊन् र मानिसहरूले खुर्केर निस्केको वस्तु सबै शहरबाहिर कही मैला ठाउँमा फर्काऊन् लगाऊन् र त्यस भित्तामा नयाँ लेप लगाउन आज्ञा दिऊन्।
- 42 तिनीहरूले फूटेका ढुङ्गाहरूलाई नयाँ ढुङ्गासित फेर्नु पर्छ। घरको मालिकले नयाँ लेप लगाउनु पर्छ।
- 43 "एकपल्ट घरको भित्ताका ढुङ्गाहरू फर्केर खुर्केर लिउन लगाउँदा पनि यदि त्यस घरको भित्तामा फेरि ढुसी निस्कन्छ भने
- 44 त्यहाँ जाँच गर्न पूजाहारी आऊन् र यदि ढुसी त्यहाँ फैलेर घरको माल-तालहरू नष्ट पाईन्छ भने त्यो घर अशुद्ध हो।
- 45 त्यस घरको ढुङ्गाहरू, काठपातहरू निकालेर शहर बाहिर कुनै मैला ठाउँमा फर्काऊन्।
- 46 यदि कुनै मानिस त्यस्तो निषिद्ध घरमा पसे त्यो साँझसम्म अशुद्ध हुनेछ।
- 47 यदि कुनै मानिस त्यस घरमा सुते उसले आफ्नो लुगा धुनुपर्छ। यदि कसैले त्यस घरभित्र खाए पनि उसले आफ्नो लुगा धुनुपर्छ।
- 48 "पूजाहारी आएर परीक्षण गर्दा त्यस घरमा लिउन लगाई सकदा ढुसी नफैलिएको पाए, ढुसी हराइसकेको हुँदा पूजाहारीले त्यो घर शुद्ध भएको घोषणा गर्नुन। किन? किनभने ढुसी हटेको छ।
- 49 "अनि घर शुद्ध पार्न पूजाहारीले दुईवटा चराहरू, धूपीको काठ, हिसोफ र रातो धागो लानु पर्छ।
- 50 ती दुई चराहरू मध्ये एउटालाई माटोको भाँडामा भएको पानीमाथि उसले मारोस।
- 51 अनि धूपीको काठ, हिसोफ, रातो धागो र जिउँदो चरा लिएर बग्दै गरेको पानीमाथि मारेको चराको रगतमा चोबेर उसले सात पल्ट घरमा रगत छर्किनु पर्छ।
- 52 यी सबै धूपीको काठ, हिसोफ, जिउँदो चरा, रातो धागो द्वारा ऊ घर शुद्ध बनाउनेछ।
- 53 यति गरे पछि त्यो जिउँदो चरालाई उसले मैदानमा खुला छोडिदिओस। यसरी उसले त्यो घर शुद्ध पार्नेछ र घर पनि शुद्ध हुनेछ।"
- 54 ती चर्म रोगको निम्ति नियमहरू,
- 55 ढुसीको निम्ति लगाएको टुक्रामाथि अथवा घर भित्र।
- 56 यो सबै प्रकारको छालाको फोका, सुनीयकोहरूको विषयमा नियमहरू छालामाथि ढाब अथवा चहकिलो दाग शुद्ध पार्ने तरिका हो।
- 57 चर्मरोग र ढुसीको निम्ति विधी यो नै हो। यी नियमहरूले सिकाउँछ जब चीजहरू शुद्ध हुन्छ, अनि जब चीजहरू अशुद्ध हुन्छ, यी धेरै प्रकारका बीमारहरूको नियमहरू हुन्।

15

शरीरबाट धातुको निम्ति नियमहरू

- 1 परमप्रभुले मोशा र हासनलाई भन्नु भयो,
- 2 "इसाएलका मानिसहरूलाई बोलाऊ अनि तिनीहरूलाई भन: यदि कुनै मानिसको प्रमेह हुन्छ भने तब त्यो मानिस अशुद्ध हो।
- 3 यदि उसको प्रमेह थामिन्छ अथवा चलि रहन्छ, ऊ अशुद्ध हुन्छ अनि यो उसको अशुद्धता हो।
- 4 "ओछ्यानमा यस्तो मानिस सुत्थो भने प्रत्येक कुरामा ऊ अशुद्ध बनिन्छ। प्रत्येक कुरामा ऊ बसे त्यो पनि अशुद्ध बहन्छ।
- 5 यदि कसैले उसको ओछ्यान छुन्छ भने, ऊ पनि अशुद्ध हुन्छ अनि उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।
- 6 यदि एकजना मानिस कुनै चीजमाथि बस्छ जसमा स्राव भएको मानिस बसेको थियो, उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।
- 7 यदि एकजना मानिसले प्रेमह भएको मानिसलाई छुन्छ, उसले आफ्नो लुगा नुहाएपछि धुनु पर्छ अनि ऊ बेलुकीसम्म आफू अशुद्ध रहने छ।
- 8 यदि यस्तो रोगीले कुनै मानिसलाई थुक्यो भने, उसले पानीमा नुहाएर आफ्नो लुगा धोओस अनि साँझसम्म अशुद्ध रहने छ।
- 9 त्यो धातुको रोग लागेको मानिस जसमा चट्ट छ त्यो अशुद्ध हुन्छ।
- 10 कुनै पनि चीज यदि त्यो रोगी तल रहन्छ अनि उसले छुन्छ भने त्यो अशुद्ध बनिन्छ। जो मानिसले त्यो चीज बोके उसले नुहाएर आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो मानिस अशुद्ध रहनेछ।
- 11 यदि प्रमेह हुने मानिसले कसैलाई हात नघोडे छुन्छ, तब मानिस जो छुइन्छ यो आशुद्ध हुन्छ अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।
- 12 "यदि प्रमेह हुने मानिस माटोको भाँडा छुन्छ, यसलाई फुटाउनु पर्छ अनि काठको भाँडा पानीले पखाल्नु पर्छ।
- 13 "जब त्यो रोगी निको हुन्छ, उसले आफ्नो शुद्धिको निम्ति सात दिन पखियोस, आफ्नो लुगा धोओस अनि ताजा पानीले नुहाओस अनि त्यो शुद्ध हुनेछ।
- 14 आठौँ दिन दुइवटा परेवा अथवा ढुकुर लिएर ऊ परमप्रभुअघि आउनु पर्छ अनि ती सबै पूजाहारीलाई भेट हुने पालको प्रवेशद्वारमा दिनु पर्छ।
- 15 पूजाहारीले दुइवटा चराहरू चढाउनु पर्छ। एउटा पाप बलिको निम्ति अनि अर्को होमबलिको निम्ति चढाउनु पर्नेछ। यस तरिकामा, पूजाहारीले प्रमेह हुने मानिसलाई परमप्रभुअघि शुद्ध बनाउने छन्।
- 16 "यदि कुनै पुरुषको स्वतः वीर्य पतन भए उसले आफ्नो शरीर पानीमा नुहाओस अनि ऊ साँझसम्म अशुद्ध रहनेछ।
- 17 लुगा अथवा छाला जसमा वीर्य झर्छ धुनु पर्छ अनि ऊ बेलुकीसम्म अशुद्ध रहनेछ।
- 18 यदि कुनै स्त्रीसँग सुतेको बेला पुरुषको वीर्य पतन भए ती दुबैले नुहाऊन् अनि साँझसम्म अशुद्ध रहनेछन्।
- 19 "यदि एकजना स्त्रीको मासिक रजस्वला नियमित छ उसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। यदि कसैले उसलाई छुन्छ, ऊ सात दिनसम्म अशुद्ध हुन्छ।
- 20 एउटी स्त्रीको रजस्वला भएको समयमा त्यो जुन चीजहरूमा बस्छिन् अनि सुत्छिन् ती सबै अशुद्ध हुन्छन्।

- 21 कसैले ऊ सुतेको ओख्यान छोए, त्यसले आफ्नो लुगा धनुपर्छ, आफूले पनि नुहाउनुपर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।
 22 यदि कुनै मानिसले ऊ बसेको कुनै चीज छोए, उसले आफ्नो लुगा धनुपर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।
 23 कसैले त्यो रजस्वाला स्त्री बसेको कुनै चीज छोए उसले आफ्नो लुगा धोओस र साँझसम्म आफै पनि अशुद्ध रहनेछ।
 24 “कुनै स्त्री रजस्वाला भएको समय कसैले ऊसित सहवास गरे त्यो पुरुष सात दिनसम्म अशुद्ध हुन्छ। त्यो पुरुष सुतेको प्रत्येक ओख्यान नै अशुद्ध हुन्छ।
 25 “कुनै स्त्रीको आफ्नो नियमित समय बाहेक धेरै दिनसम्म रजस्वाला भइरहे, अथवा नियमित रजस्वालापछि पनि रगत प्रवाह रहे, नियमित रजस्वाला भए, ऊ अशुद्ध हुन्छ। ऊ जब सम्म रजस्वाला रहन्छ त्यतिञ्जेलसम्म अशुद्ध रहनेछिन।
 26 मासिक रजस्वालाको समयमा जुन ओख्यानमा त्यो स्त्री सुतछिन त्यो ओख्यान पनि त्यतिञ्जेलसम्म अशुद्ध रहन्छ। उसको मासिक रजस्वाला हुँदा अशुद्ध भए, उसले छुन्छिन त्यो चीज अशुद्ध हुन्छ।
 27 मानिससम्म अशुद्ध हुन्छ जसले ती चीजहरू छुन्छ। मानिसले आफ्नो लुगा धनुपर्छ। अनि पानीमा नुहाएपछि, साँझसम्म अशुद्ध रहन्छ।
 28 त्यस स्त्रीले उसको रजस्वाला रोकिएपछि सात दिनसम्म पर्खनुपर्छ। त्यसपछि त्यो स्त्री शुद्ध हुन्छे।
 29 तब आठौँ दिनमा स्त्रीले दुइवटा ढुकुर अथवा परेवा लिनुपर्छ र तिनीहरू पूजाहारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा लैजानुपर्छ।
 30 तब पूजाहारीले ती दुइवटा मध्ये एउटालाई पापबलिको निम्ति अनि अर्कोलाई होमबलिको निम्ति चढाउनुपर्छ। यसरी पूजाहारीले उसलाई परमप्रभुको सामुने शुद्ध पार्नेछन्।
 31 “यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिदिनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”
 32 वीर्य पतन भएकाहरूको निम्ति यी नै विधिहरू हुन्। यी विधिहरू वीर्य पतन हुँदा जो अशुद्ध हुन्छन् तिनीहरूको निम्ति पनि हुन्।
 33 अनि यी विधिहरू आफ्नो मासिक रजस्वालाबाट अशुद्ध हुने स्त्रीहरूको निम्ति हुन्। अनि अशुद्ध स्त्रीहरूसँग सुतेर जो मानिसहरू अशुद्ध बनिन्छन् उनको निम्ति यी विधिहरू हुन्।

16

प्रायश्चित्तको दिन

- 1 हास्नका छोराहरू मध्ये दुई जना परमप्रभुलाई धूप चढाउँदै गर्दा मेरे। त्यस समयपछि परमप्रभुले मोशालाई भन्नुभयो।
 2 परमप्रभुले भन्नुभयो, “तेरो दाज्यू हास्नलाई भन। उसलाई सम्झाऊ उसको इच्छा अनुसार जतिबेला चाह्यो त्यतिबेला पर्दा पछाडी महा-पवित्रस्थान जहाँ पवित्र सन्दूक राखिएको छ त्यहाँ कहिले पनि नजाऊन। यस पवित्र सन्दूकमाथि भएको कृपा-आसन छ अनि म त्यो कृपा-आसनमाथि बादलमा दर्शन दिन्छु। यदि हास्न त्यस कोठामा गए ऊ मर्न सक्छ।
 3 “महापवित्र स्थानभित्र पस्नु भन्दाअघि हास्नले यसै गर्नु पर्छ। हास्नले पापबलिको निम्ति एउटा सौँदे र होमबलिको निम्ति एउटा भेडा चढाउनु पर्छ।
 4 हास्नले आफ्नो सारा शरीर पानीले पखाल्नु पर्छ। तब उसले यी वस्त्रहरू धारण गर्नुपर्छ: उसले लिनिकको पवित्र वस्त्र धारण गर्नु पर्छ। उसले लिनिकको भित्री लुगाहरू पनि लगाउनु पर्छ। उसले आफ्नो टाउकोमा लिनिकको फेटा र कम्मरमा लिनिकको पटुका कसू पर्छ। यी वस्त्रहरू पवित्र हुन्।
 5 “हास्नले दुइवटा पाठाहरू पापबलिको निम्ति लानु पर्छ अनि एउटा भेडी होमबलिको निम्ति इस्राएलका मानिसहरूबाट लिनु पर्छ।
 6 तब हास्नले पापबलिको निम्ति सौँदे चढाउनु पर्छ। पापबलि ऊ आफ्नै निम्ति हो। हास्न आफ्नो परिवार र आफैँ पवित्र पार्नु उसले यसो गर्नु पर्छ।
 7 “तब हास्नले दुइवटा बोकाहरू भेट हुने पालको ढोकामा परमप्रभुअघि ल्याउनु पर्छ।
 8 हास्नले ती दुईवटा बोकाहरू माझ चिठा लगाउँछ, एउटा परमप्रभुको निम्ति हुन्छ र अर्को मानिसहरूको दोष निवारणको निम्ति छाडा छोड्नु पर्छ।
 9 “चिठामा परेको बोकालाई हास्नले पापबलिको निम्ति परमप्रभुलाई चढाउनेछ।
 10 दोष निवारणको निम्ति चिठा परेको बोकालाई हास्नले परमप्रभुअघि ल्याई मरुभूमिमा खुला छाडिदिनेछ। यो मानिसहरूलाई शुद्ध बनाउनको लागि हो।
 11 “त्यसपछि हास्नले आफ्नो निम्ति पापबलि का लागि सौँदे चढाउँछ, उसले आफ्नो परिवार र आफूलाई पवित्र पार्छ। उसले आफ्नो पापबलिको निम्ति सौँदे मार्नुपर्छ।
 12 त्यसपछि परमप्रभुको अघि वेदीबाट हास्नले पर्दाको पछि कोठामा कोइला भरेको कराही ल्याउनु पर्छ अनि उसले धुलो पारेर पिथेको दुई मुट्टी सुगन्धित धूप ल्याउनुपर्छ।
 13 परमप्रभुअघि उसले धूप आगोमा हाल्नु पर्छ। तब धूपको धुँवाँले करारमाथि विशेष आवरणको रूपमा ढाक्ने छ। यस प्रकार हास्न मर्न छैन।
 14 ऊ सौँदेको केही रगत औँलाले लिन्छ अनि यसलाई विशेष आवरणमाथि छर्कन्छ। उसले आफ्नो औँलाले रगत विशेष आवरणअघि सात पटक छर्कने छ।
 15 “तब हास्नले मानिसहरूकोलागि पापबलिको बलि दिनेछ। हास्नले पर्दा पछाडीको कोठामा बोकोको रगत ल्याउनु पर्छ। उसले सौँदेको रगतले जे गरेको थियो बोकाको रगतले पनि त्यसै गर्नु पर्छ। उसले विशेष आवरणअघि अनि माथि बोकाको रगत छर्कनु पर्छ।
 16 यसरी हास्नले महा पवित्रस्थान शुद्ध पार्ने काम गर्छ। इस्राएलका मानिसहरूलाई शुद्ध पार्न हास्नले यी सब कार्य गर्नु पर्छ। तिनीहरूले धेरै पापहरू गर्छन् र तिनले भेट हुने पालको निम्ति पनि यस्तो कार्यहरू गर्नु पर्छ कारण यो धेरै अशुद्ध मानिसहरूमाझमा छ।
 17 “हास्न महा पवित्र स्थानमा यसलाई अनि मानिसहरूलाई शुद्ध पार्न गएको समयमा भेट हुने पालमा कोही मानिस पनि नहोस। जबसम्म हास्न बाहिर आउँदैन तबसम्म त्यहाँ कोही मानिस नजाऊन। यसकारण, हास्न र उनको परिवार शुद्ध होऊन। अनि इस्राएलका सम्पूर्ण मानिसहरूलाई उनले शुद्ध पार्नेछन्।
 18 तब हास्न बाहिर परमप्रभुकोअघि वेदी समक्ष यसलाई शुद्ध पार्नु जाने छन्। सौँदे अनि बोकाको अलिकति रगत लिने छन् अनि वेदीको सबै कृनाहरूमा घसे छन्।
 19 तब उनले औँलाले वेदीमा सात पल्ट रगत छर्कने छन्। यसरी उहाँ वेदी शुद्ध पार्ने छन् किनभने इस्राएलका मानिसहरूले यसलाई अशुद्ध बनाएका थिए।
 20 “यसर्थ, हास्नले महा पवित्र स्थान, भेट हुने पाल अनि वेदी शुद्ध पार्नेछन्। त्यसपछि हास्नले परमप्रभुको निम्ति जिउँदो बोका ल्याउनेछन्।

21 जिउँदो बोका माथि हात राखेर उसले सबै पापहरू, सबै अपराधहरू अनि इस्त्राएली मानिसहरूले गरेको सबै भूल कर्महरू स्वीकार गर्नेछन्। यसरी मानिसहरूको सबै पाप बोकाबाट राखेर उसले त्यसलाई मरुभूमिमा जानु छाडिदिने छन्। एकजना मानिस बोकालाई मरुभूमिबाट लिएर जान पखिरहेको हुनेछ।

22 यसर्थ बोकाले मानिसहरूको सबै पापहरू एकान्त ठाउँमा बोकेर लैजाने छ। मानिस जसले बोकालाई लिएर जान्छ, उसले यसलाई मरुभूमिमा छोड्ने छ।

23 “त्यसपछि हारून भेट हुने पालमा जान्छन् अनि महापवित्र स्थानमा जाँदा लगाएको स्तीको लुगाहरू फूकाल्नु पर्छ। उनले ती लुगाहरू त्यही छोड्नु पर्छ।

24 उसले पवित्रस्थानमा आफ्नो शरीर पानीले पखाल्ने छ। तब उसले आफ्नो लुगाहरू लगाउने छ। ऊ बाहिर आउने छ अनि ऊ आफ्नै निम्ति र मानिसहरूको निम्ति होमबलि चढाउने छ। यस तरीकाले ऊ आफै अनि मानिसहरूको निम्ति उसले प्रयाश्चित बनाउँछ।

25 तब तिनले पापबलिको बोसो वेदीमा जलाउनुपर्छ।

26 “मानिस जसले बोका लिएर जान्छ, पानीमा आफ्नो शरीर पखाल्नु पर्छ अनि आफ्नो लुगा धुनु पर्छ। त्यसपछि छाउनी भित्र आउनेछ।

27 “पवित्र चीजहरू शूद्र पार्न महा पवित्रस्थानमा ल्याइएका पापबलिको सँढे र बोकोलाई पाल बाहिर ल्याउनु पर्छ। पूजाहारीले तिनीहरूको छाला, शरीर र गोबर आगोमा जलाउनेछन्।

28 त्यसपछि त्यो जलाउने मानिसले आफ्नो लुगा अनि शरीर पानीमा पखाल्नु पर्छ। त्यसपछि तिनी छाउनीमा आउन सक्छन्।

29 “यो विधि तिमीहरूको निम्ति सदा-सर्वदा चलि रहने छ। सातौँ महीनाको दशौँ दिन, तिमीहरूले भोजन लिनु हुँदैन।* तिमीहरूले कुनै काम गर्नु हुँदैन। तिमीहरूको देशमा बसे यात्रीहरू अथवा विदेशीहरू कसैले पनि कुनै काम गर्ने छैन।

30 किन? किनभने, यसदिन पूजाहारीले तिमीहरूलाई नुहाई दिनेछन् अनि पवित्र पार्नेछन्। तब तिमीहरू परमप्रभुको सामुने शूद्र हुनेछौ।

31 त्यो दिन तिमीहरूको महत्वपूर्ण साबात दिन हो। तिमीहरूले कुनै खाद्य खानु हुँदैन। यो नियम सधैं चलि रहने छ।

32 “यसर्थ प्रधान पूजाहारी हुन अभिषेक भएको मानिसले सब चीजहरू पवित्र पार्ने काम गर्नेछन्। आफ्नो बाबुका उत्तराधिकारी तिनै हुन्। ती पूजाहारीले पवित्र सुती लुगा लगाउनु पर्छ।

33 उनले महा-पवित्र स्थान, भेट हुने पाल अनि वेदी शूद्र पार्नु पर्छ। अनि सबै पूजाहारीहरू र इस्त्राएलका मानिसहरूलाई शूद्र पार्नु पर्छ।

34 इस्त्राएलका मानिसहरूलाई शूद्र पार्ने विधि सदा सर्वदा चलि रहनेछ। तिमीहरूले वर्षमा एक चोटी यी सबै कार्यहरू गर्नु पर्छ। किन? किनभने इस्त्राएलका मानिसहरूको पाप कर्मले गरेको थिए।”

यसर्थ परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले कामहरू गरे।

17

पशुहरू मारेर खाने नियमहरू

1 परमप्रभुले मोशालाई भन्नुभयो,

2 “हारून, तिनका छोराहरू र इस्त्राएलका समस्त मानिसहरूलाई भन। तिनीहरूलाई भन, परमप्रभुले दिनुभएको आज्ञा यही हो।

3 इस्त्राएलीहरूले एउटा सँढे एउटा पाटो अथवा एउटा बोका पालको बाहिर अथवा भित्र काट्नु सक्थ्यो।

4 त्यस मानिसले भेट हुने पालको ढोकामा पशुलाई ल्याउनुपर्छ। उसले पशुको एक भाग परमप्रभुलाई उपहार चढाउनुपर्छ। पशु मारेपछि उसले परमप्रभुलाई उपहार स्वल्प एक भाग चढाउने पर्छ। यदि उसले परमप्रभुलाई यसको एक भाग उपहार चढाउँदैन भने त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ।

5 यो विधि यसकारण बनाइएको हो जसले गर्दा इस्त्राएलका मानिसहरूले आफ्नो मेलबलि परमप्रभुलाई चढाउनु। तिनीहरूले मैदानमा मारेको पशु परमप्रभुकहाँ भेट हुने पालको ढोकामा ल्याउनु पर्छ।

6 तिनीहरूले पूजाहारीकहाँ ल्याउनु पर्छ र पूजाहारीले ती पशुहरूको रगत भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्किनु पर्छ र पशुहरूको बोसो पूजाहारीले वेदीमा जलाओस् जसले गर्दा यसको सुगन्धले परमप्रभुलाई आनन्दित तुल्याओस्।

7 अब उसो तिनीहरू ‘बोका मृतिहरूलाई’ आफ्नो बलि चढाउने छैनन्। तिनीहरू अरू देवताहरूको पछि लागेका छन्। त्यसरी तिनीहरूले वेश्याहरू सरह आचरण गरे। यी नियमहरू सधैंका लागि चल्नेछन्।

8 “मानिसहरूलाई भन कोही इस्त्राएली अथवा तिमीहरूसँग बसे कोही विदेशीले होमबलि वा बलिदान चढाउन सक्छ।

9 तर यदि ऊ यो चढाउँछ, तब उसले आफ्नो बलि भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुसमक्ष उपहारको रूपमा लानु पर्छ। यदि ऊ यसो गर्दैन, उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ।

10 “इस्त्राएलीहरू मध्ये कसैले ऊ नागरिक होस् अथवा यात्री विदेशी जो तिमीहरूसँग रगत खान्छ, म उसको विरूद्ध रहनेछु अनि म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु।

11 किन? किनभने शरीरको प्राण रगतमा हुन्छ मैले यो तिमीहरूलाई वेदीमा आफूलाई शूद्रपार्न दिएकोछु, कारण रगतले नै मानिसहरूलाई शूद्र पार्छ।

12 यसर्थ म इस्त्राएलीहरूलाई भन्दछु तिमीहरू मध्ये, कसैले चाहे, स्वदेशी होस् अथवा विदेशी जो तिमीसँग बास गर्छ उसले रगत खानु हुँदैन।

13 “इस्त्राएलको कुनै पनि मानिस त्यो नागरिक होस् अथवा विदेशी, जो सुकै होस्, यदि उसले खानु हुने पशु अथवा चरा समाते; उसले त्यसको रगत भैँमा खन्याएर धूलोले छोपोस्।

14 तिनीहरूले किन यस्तो गर्नेपर्छ? किनभने, यदि मासुमा रगत छ, प्राणीमा प्राण अझै विद्यमान छ। यसर्थ म इस्त्राएलीहरूलाई आदेश दिन्छु तिनीहरूले कुनै मासु खानु हुँदैन जसमा रगत हुन्छ। जुन मानिसले रगत खान्छ, यसलाई छुट्याइन्छ।

15 “यदि कुनै मानिसले आफैँ मरेको पशुको मासु खान्छ, अथवा अन्य कुनै पशुले मारेको पशुको मासु खान्छ त्यो मानिस साँझसम्म अशूद्र रहनेछ। त्यो मानिस स्वदेशी होस् अथवा विदेशी, यदि तिमीहरूको माझमा भए उसले आफ्नो लुगाहरू धुनेपर्छ अनि शरीर सम्पूर्ण नुहाउनु पर्छ।

16 यदि त्यस मानिसले आफ्नो लुगाहरू धुँदैन अनि शरीर सम्पूर्ण नुहाउँदैन भने ऊ पापको दोषी बनिनेछ।”

18

सहवास विषयका नियमहरू

1 परमप्रभुले मोशालाई भन्नुभयो,

* 16:29: भोजन लिनु हुँदैन अथवा उपवास बस्नु पर्छ वा “तिमीहरू आफैँ नग्न बनुपर्छ।”

- 2 “इसाएलीहरूलाई भन म तिमीहरूका परमेश्वर हूँ।
- 3 बितेका दिनहरूमा तिमीहरू मिश्रदेशमा थियो मिस्रीहरूले त्यो देशमा गरिरहेका छन्। म तिमीहरूलाई कनान देशमा लैजाँदैछु यसर्थ तिमीहरूले त्यस्तो केही नगर जे त्यस ठाउँमा ती मानिसहरू गर्छन्। तिनीहरूको दस्तुर नमान्नु।
- 4 तिमीहरूले मेरो विधि-विधानहरू मान्नुपर्छ र ती विधानहरूको अनुसरण गर। किन? किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हूँ।
- 5 यसकारण, तिमीहरूले मेरो विधि-विधानहरू पालन गर्नुपर्छ। जुन मानिसले यी विधि-विधानहरू पालन गर्छ, यहाँ तिनीहरू यस दुरा बाँच्ने छौं।
- 6 “तिमीहरूले आफ्नो नजिक को आफन्तहस्तसंग सहवास गर्नु हुँदैन। म परमप्रभु हूँ।
- 7 “तैले तेरी आमासित लैगिक सम्बन्ध राख्नु हुँदैन। यसले तेरा बुबालाई लाजमर्दा बनाउनेछ। तिनी तेरी आमा हुन् यसकारण तैले तिनीसंग लैगिक सम्बन्ध गर्नु हुँदैन।
- 8 यदि उनी तिमी आमा नभए पनि तिम्ना बाबुकी स्वासी भएकीले तिमीले उनीसित सहवास गर्नु हुँदैन। किन? किनभने त्यो तिम्ना बाबुसित सहवास गरे जस्तै हो।
- 9 “बहिनी आमापट्टिको होस् अथवा बाबुपट्टिको अथवा उनी तिम्ने घरमा जन्मिएको होस् अथवा बाहिरबाट नै आएकी होस्, उनीसित तिमीले सहवास गर्नु हुँदैन।
- 10 “तिमी नातिनी तिम्ने परिवारको एउटा अंश हो यसर्थ तिमीले ऊसँग लैगिक सम्बन्ध राख्नु हुँदैन।
- 11 “तिम्ना बाबु र उनकी स्वासीकी छोरी भए ऊ तिमी बहिनी हो, तिमीले ऊ सित सहवास गर्नु हुँदैन।
- 12 “तिम्ना बुबाकी दिदी-बहिनी उनको नजिककी आफन्त हुन्। यसर्थ तिनीहरूसँग तिमीले लैगिक सम्बन्ध राख्नु हुँदैन।
- 13 तिमी आमाकी बहिनी-दिदी उनको अति नजिकको सम्बन्धी हुन्, यसर्थ उनीसित तिमीले सहवास गर्नु हुँदैन।
- 14 तिमीले तिम्ना बुबाका दाज्य-भाईलाई उनकी स्वासीसित लैगिक सम्बन्ध राखेर अपनाउन गर्नु हुँदैन किनभने तिनी तिमीहरूकी काकी हुन्।
- 15 “तिमीले तिमी बृहारीसित लैगिक सम्बन्ध राख्नु हुँदैन तिनी तिम्ने छोराको स्वासी हुन्। तिमीले ऊसित लैगिक सम्बन्ध राख्नु हुँदैन।
- 16 “तिमीले आफ्नो भाउज्यसित लैगिक सम्बन्ध राख्नु हुँदैन, कारण यसो गर्छौं भने यो तिमीले आफ्नो दाज्य भाईसित लैगिक सम्बन्ध राखेको जस्तो हुनेछ।
- 17 “आमा र उसकी छोरीसित तिमीले सहवास नगर। अनि यी आमाकी नातिनी हो चाहे उसको छोराकी छोरी होस्। ऊसित सहवास नगर। नातिनीहरू तिनको नजिकको सम्बन्धी हुन् र तिनीहरूसित सहवास गर्नु हुँदैन। उनीहरूसित सहवास गर्नु गलत हो।
- 18 “जब तिमी स्वासी अझै जीवित नै छिन् भने तिमीले उसकी दिदी बहिनीसित सहवास गर्नु हुँदैन, आफ्नी स्वासी जीवित रहे उसकी बहिनीलाई बिहे गर्नु हुँदैन कारण ती दिदी-बहिनीमा श्रुता हुन्छ।
- 19 “तिमीले रजस्वला भएको समयमा एकजना श्रीरंग शारिरिक सम्बन्ध राख्नु तिनको छेउमा जानु हुँदैन किनभने त्यस समयमा तिनी अशुद्ध हुन्छिन्।
- 20 “अनि तिमीले आफ्नो छिमेकीकी स्वासीसित पनि सहवास गर्नु हुँदैन यसले तिमीलाई अशुद्ध बनाउँछ।
- 21 “तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौं भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौं। म तिम्ने परमप्रभु हूँ।
- 22 “तिमीले झीसित जस्तै मानिससित सहवास नगर। त्यो घोर पाप हो।
- 23 “कुनै पशुसित सम्भोग नगर। यसले तिमीलाई अशुद्ध पार्छ। झी जातिले पनि पशुसित सम्भोग गर्नु हुँदैन कारण यो अस्वाभाविक दुराचार हो।
- 24 “तिमीहरू आफैँ त्यस्ता अधर्म कर्महरू नगर कारण म त्यस्ता अधर्म कर्म गर्नहरूलाई तिनीहरूको देशबाट निकाल्दैछु।
- 25 तिमीहरूले आफ्नो भूमिलाई त्यसरी अशुद्ध बनाएको कारण अहिले त्यो भूमिले आफ्ना मानिसहरूलाई उच्छेद गरिरहेछ।
- 26 “यसर्थ तिमीहरूले मेरा विधि-विधानहरू मान्नुपर्छ र तिमीहरूले कुनै पनि त्यस्ता अधर्म पाप कर्म गर्नु हुँदैन। यी विधानहरू इस्राएलीहरूका निम्ति हुन्, अनि यी नियमहरू तिमीहरूसँगै त्यहाँ बस्नेहरूका निम्ति पनि हुन्।
- 27 त्यो भूमि अशुद्ध भएको छ कारण त्यहाँ पहिलेका बासिन्दाहरूले त्यस्ता घोर पाप कर्महरू गरेका थिए।
- 28 यदि तिमीहरूले पनि त्यसै गर्छौं भने ती पहिलेका मानिसहरूलाई जसरी त्यो भूमिले हटाएको थियो तिमीहरूलाई पनि हटाउनेछ।
- 29 यदि कुनै मानिसले त्यस्तो घोर पाप कर्म गरे त्यस मानिसलाई उसको आफन्तहरूबाट अलग गरिनेछ।
- 30 अन्य मानिसहरूले त्यस्तो अधर्म पाप कर्म गरेका थिए। तर तिमीहरू मेरो विधि-विधानहरू पालन गरेर बस अनि त्यस्ता अधर्म पाप कर्महरू कुनै पनि नगर। ती पाप कर्महरू गरेर आफैँलाई अशुद्ध नपार, म परमप्रभु तिमीहरूका परमेश्वर हूँ।”

19

इसाएल परमेश्वरको हो

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
- 2 “इसाएलका सबै मानिसहरूलाई भन: म परमप्रभु तिमीहरूको परमेश्वर हूँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु।
- 3 “तिमीहरू मध्ये प्रत्येकले आफ्नो आमा-बाबुलाई सम्मान गर्नुपर्छ अनि विश्रामको दिन पालन गर्नुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हूँ।
- 4 “मूर्तिहरूको पूजा नगर अनि आफ्नो निम्ति धातु पगालेर देवताहरूको मूर्तिहरू नबनाऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हूँ।
- 5 “जब तिमीहरूले परमप्रभुलाई मेलबलि चढाउछौ, तिमीहरूले रीतिपूर्वक त्यो चढाउनुपर्छ जसले गर्दा तिमीहरूले चढाएको परमप्रभुले ग्रहण गर्नुन।
- 6 तिमीले यसलाई त्यही दिन खान सक्छौ जुन दिन तिनीहरू यसकाई चढाउँछौ। अनि अर्को दिन पनि खान सक्छौ। तर यदि कुनै बलि तेस्रो दिनसम्म रहेको छ भने यसलाई आगोमा जलाउनुपर्छ।
- 7 तेस्रो दिनसम्म रहेको बलि अशुद्ध हुन्छ, यसर्थ त्यो खानु हुँदैन।
- 8 यदि कुनै मानिसले यसलाई खान्छ त्यो मानिस पापको दोषी हुन्छ किनभने उसले परमप्रभुको पवित्र चीजहरूको सम्मान गरेको हुँदैन। त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ।
- 9 “जब तिमीहरू बाली उठाउने समय भएपछि आफ्नो बाली काट्छौ, खेतको आखिरी कुनासम्म नकाट अनि उठाउँदा भुँइमा झरेको अन्न नटिप।
- 10 जब तिमीहरू अङ्गारको बोटबाट अङ्गार टिप्छौ, सबै अङ्गार न टिप अथवा झरेको अङ्गार नटिप। तिनीहरूको भूमिमा भएका गरीब अनि विदेशीहरू निम्ति छाडी देऊ। म परमप्रभु तिमीहरूको परमेश्वर हूँ।
- 11 “तिमीहरूले चोर्नु हुँदैन, मानिसहरूलाई ठग्न हुँदैन अनि एकाकारमा झूठो नबोल्नु।
- 12 मेरो नाम लिएर झूठो कसम नखाऊ, यदि त्यसो गर्छौ तिमीहरूले परमेश्वरको नामलाई सम्मान नगरेको बुझिनेछ। म परमप्रभु हूँ।

- 13 “तिमीहरूले आफ्नो छिमेकीसित नराग्रो काम नगर। उसलाई नलुट। तिमीहरूले कुनै हाजिरामा काम गर्ने मानिसको हाजिरा एक रातभरिको निम्ति पनि नरोक।
- 14 “बहिरका मानिसलाई नसराप। अन्धालाई लडाउने हेतुले उसको बाटोमा केही नराख। आफ्ना परमेश्वरको सम्मान गर्नुपर्छ। म परमप्रभु हुँ।
- 15 “न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब अथवा दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ।
- 16 मानिसहरूको विरुद्ध झूठा कुराहरू गरेर नहिड। यस्तो कुनै काम नगर जुन तिप्रो कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ।
- 17 “तिमीले हृदयबाट आफ्ना इसाएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिप्रो छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ।
- 18 मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिसिदिऊ। तिप्रो छिमेकीहरूलाई आफूलाई झै माया गर। म परमप्रभु हुँ।
- 19 “तिमीहरूले मैले भनेको नियमहरू पालन गर्नुपर्छ। दुई प्रकारका पशुहरू मिसिन नदेऊ। आफ्नो खेतमा दुई प्रकारका बीउ नखर। दुई प्रकारका धागाले बनिएको लुगा नलगाऊ।
- 20 “यदि कुनै मानिसले अर्काकी कम्पनी जो आफ्नो मालिकबाट छुटकारा पाइसकेकी छैन त्यससँग सहवास गरे तिनीहरू दुईलाई सजाय दिनुपर्छ तर मृत्युदण्ड होइन। किनभने त्यो कम्पनी आइमाईले आफ्नो मालिकबाट छुटकारा पाइसकेकी थिइन्।
- 21 त्यस मानिसले आफ्नो दोषबलि परमप्रभुकहाँ भेट हुने पालको ढोकामा ल्याउनुपर्छ। त्यस मानिसले दोषबलिको निम्ति भेडा ल्याउनुपर्छ।
- 22 त्यस मानिसले पाप गरे बापत उसको पाप मोचनको निम्ती पूजाहारीले परमप्रभुअघि भेडा चढाउनेछन्, त्यसपछि त्यो मानिस उसले गरेको पापहरूबाट मुक्त हुनेछ।
- 23 “भविष्यमा तिमी आफ्नो देशमा जानेछौ र त्यहाँ धेरै फलका बोटहरू खानको निम्ति रोप्नेछौ। तर तीन वर्षसम्म तिमीले ती बोटहरूबाट फल प्रयोग गर्न पाउने छैनौ।
- 24 चौथो वर्षमा फलेका फलहरू परमप्रभुमा प्रशंसाको निम्ती हुनेछन्। यी फलहरू परमप्रभुको निम्ति पवित्र बलि हुनेछ।
- 25 त्यसपछि पाँचौ वर्षमा फलेको फलहरू तिमीहरू खान सक्छौ। यदि तिमीहरूले यसो गर्छौ बोटहरूले धेरै फल फलाउने छन्। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
- 26 “यदि कुनै मासुमा रगत रहेको छ भने तिमीले त्यो मासु खानु हुँदैन।
- “भविष्यको विषयमा बताउँदा तन्त्र-मन्त्र अथवा जादू प्रयोग नगर।
- 27 “तिप्रो अनुहारको छेउमा बढेको कपाल नकाट अनि तिप्रो दाहीको छेउ नछाँट।
- 28 मृत मानिसको सम्झनामा शरीरको मासु नकाट। तिप्रो आफ्नो शरीरमा कुनै छाप नबनाउनु। म परमप्रभु हुँ।
- 29 “तिप्रो छोरीलाई वेश्या बनाएर अपमान नगर। तिप्रो देशलाई यस्ता पापहरूद्वारा भरिन नदेऊ अनि देशमा मानिसहरूलाई वेश्या हुने अनुमति नदेऊ।
- 30 “तिमीले विश्रामका दिनहरूमा काम नगर। तिमीले मेरो पवित्रस्थानको आदर गर्नुपर्छ। म परमप्रभु हुँ।
- 31 “तिमीहरू झुँकी-जादूगर बोक्सी तथा मन्त्र गर्नेतिर नलाग अनि आफैलाई तिनीहरूबाट अशुद्ध नपार। म तिमीहरूको परमप्रभु परमेश्वर हुँ।
- 32 “बढा-पाका मानिसहरूलाई उभिएर सम्मान गर जब तिनीहरू तिप्रो एउटा कोठामा अथवा घरभित्र परन्छन्। आफ्ना परमेश्वरको डर अनि सम्मान गर। म परमप्रभु हुँ।
- 33 “तिमीहरूको आफ्नो देशमा बसोबासो गर्ने विदेशीहरूसित दुर्व्यवहार नगर। विदेशीहरूलाई र देशवासीहरूलाई समान व्यवहार गर,
- 34 तिनीहरूलाई माया गर जस्तो आफूलाई गर्छौ किनभने तिमीहरू पनि मिश्रको भूमिमा विदेशी थियौ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
- 35 “तिमीले मानिसहरूलाई सच्चाइसँग न्याय गर। जब तिमी केही चीज नाच्छौ अनि तौलिन्छौ निष्पक्षतापूर्वक नाप अनि तौल।
- 36 तिमीसित तौलिन ढक तराजू र नाप, र तौलहरू ठीक हुनुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।
- 37 “तिमीहरूले मेरो विधि-विधानहरू सबै जानेर पालन गर्नुपर्छ। म परमप्रभु हुँ।”

20

मूर्ति पूजा गर्नेहरूलाई चेताउनी

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
- 2 “तिमीले इसाएलीहरूलाई यी कुराहरू भन्नुपर्छ इसाएलीहरू मध्ये कोही पनि होस् देशी अथवा विदेशी, तिनीहरू मध्ये कसैले आफ्ना नानीहरूबाट एक जनालाई मिथ्या देवता मोलेकलाई दिन्छ भने उसलाई मार्नुपर्छ। यस देशका मानिसहरूले उसलाई ढुङ्गाले हिकोएर मार्नुपर्छ।
- 3 म त्यस मानिसको विरोधमा हुनेछु। उसलाई म आफ्ना मानिसहरूबाट छुट्याउनेछु। किन? किनभने उसले आफ्ना नानीहरू मोलेकलाई दिन्छ अनि यसरी मेरो पवित्र नामको सम्मान गरेन अनि मेरो पवित्र स्थानलाई अशुद्ध बनाउँछ।
- 4 जब त्यस मानिसले मोलेकलाई आफ्नो नानी दिन्छ समुदायका मानिसहरूले उसलाई ध्यान दिदैनन् अनि उसलाई मार्दैनन्,
- 5 म त्यस मानिसलाई साथै त्यसको परिवारलाई विरोध गर्नेछु। म तिनलाई तिनको आफ्नै मानसिहरूबाट अलग गर्नेछु। ती सबै मानिसहरू जो मोलेकको पूजा गर्न प्रभावित भएका थिए, म तिमीहरूलाई तिमीहरूको आफ्नै मानसिहरूबाट अलग गर्नेछु।
- 6 “कुनै मानिस जो सल्लाह लिनु झुँकी अथवा जादूगर कहौं जान्छ, उसले मलाई अविश्वास गर्दैन यसर्थ म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु।
- 7 “तिमी आफैलाई पवित्र बनाऊ अनि पवित्र भएर बस। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
- 8 मेरा विधिहरू सम्झना गर अनि तिनीहरूलाई अनुसरण गर। म तिमीहरूको परमप्रभु हुँ जसले तिमी सबै मानिसहरूलाई पवित्र बनाउँछ।
- 9 “यदि कुनै मानिसले आफ्नो आमा अथवा बाबुलाई सराप दिन्छ भने त्यास मानिसलाई मारिनुपर्छ। जब उसले आफ्नो आमा-बाबुलाई सराप दिएको कारण उसको मृत्युको जिम्मावारी ऊ आफै हुनेछ।

व्यभिचारका पापहरूको निम्ति दण्ड

- 10 “यदि कुनै मानिसले आफ्नो छिमेकीकी स्वासीसित सहवास गरे ती दुवैलाई मार्नुपर्छ कारण ती दुवैजना व्यभिचारको दोषी हुन्।
- 11 यदि कुनै मानिसले आफ्नो बाबुकी स्वासी (सौतेनी आमा) सँग सहवास गर्छ भने ती दुवै जनालाई मारिनुपर्छ, आफ्नो मृत्युको निम्ति तिमीहरू स्वयं जिम्मेवार हु। यो त्यस मानिसले आफ्नै बाबुसित सहवास गरे झै हो।

12 “यदि कुनै मानिसले आफ्नो छोरा बृहारीसित सहवास गरे ती दुइजनालाई मार्नेपर्छ। तिनीहरू आफैँ तिनीहरूको मृत्युको निम्ति जिम्मेवार छन् कारण तिनीहरूले खुबै अधम व्यभिचार गरेका हुन्छन्।

13 “यदि एकजना मानिसले अर्को पुरुषसँग स्त्रीसँग झैं सहवास गरे, तिनीहरूले भयंकर पाप गरेको बुझिन्छ। तिनीहरूलाई मार्ने पर्छ र तिनीहरू स्वयं आफ्नो मृत्युको निम्ति जिम्मेवार हुन्छन्।

14 “यदि एकजना मानिसले आमा र छोरी दुवैसँग शारिरिक कर्म गर्छ यो व्यभिचार पाप हो। तिमीले मानिसहरूमा यस्तो व्यभिचार हुन दिनु हुँदैन। तिमीले मानिस अनि स्त्री दुवैलाई आगोमा जलाउनु पर्छ।

15 “यदि कुनै मानिसले पशुसँग सम्भोग गरे त्यस मानिस र पशुलाई मार्नुपर्छ।

16 “यदि कुनै स्त्री पशुसँग सम्भोग गरे त्यस स्त्री र पशुलाई मार्नु पर्छ। तिनीहरू आफ्नो मृत्युको निम्ति आफैँ जिम्मेवार हुन्छन्।

17 “यदि कुनै दाज्यूभाई आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक कर्म गर्छ, यो लाजमर्दो कुरा हो। तिनीहरूलाई जनताअधि दण्ड दिनुपर्छ र आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ। आफ्नी दिदीबहिनीसित जुन मानिसले शारिरिक कर्म गर्छ उसलाई उसको पापको निम्ति दण्ड दिनुपर्छ।

18 “यदि कुनै मानिस रजस्वलाको समयमा स्त्रीसित लैंगिक सम्बन्ध राख्छ भने स्त्रीपुरुष दुवैलाई तिनीहरूका मानिसहरूबाट छुट्याउनु पर्छ। तिनको रागतको मूल देखाएर तिमीहरूले पाप गरेका छौ।

19 “तिमीले आफ्नी फुपु अथवा कार्कीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन यो सगोर सम्भोग हो र तिमी पापको निम्ति तिमीले दण्ड पाउनु पर्छ।

20 “कुनै मानिसले आफ्नो काकाको पत्नीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन किनभने यसो गर्नु आफ्नो काकासित लैंगिक सम्बन्ध राखे जस्तै हो। तिनीहरूले पापको लागि दण्ड भोग्नेपर्छ। तिनीहरू अपुताली नै मर्नेछन्।

21 “यदि कुनै पुरुषले आफ्नी भाउज्यू अथवा भाइबृहारी सित सहवास गर्छ भने त्यो अनुचित हो। यो दाज्यूसित सहवास गरे झैं नै हो। तिनीहरू अपुताली रहनेछन्।

22 “म तिमीहरूलाई जुन देशमा लौँदैछु त्यहाँ तिमीहरू बसेछौ। मेरो विधि-विधानहरू सम्झना गर अनि पालन गर। यदि तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्छौ भने तिमीहरू त्यस देशबाट निकालिने छैनौ।

23 म त्यस देशका अरू मानिसहरूलाई बलपूर्वक बाहिर निकाल्दैछु। किन? किनभने तिनीहरूले त्यस्ता पापहरू गरे। म ती कर्महरू घृणा गर्छु, यसर्थ तिमीहरूले तिनीहरूको जीवन शैली नपछ्याऊ।

24 मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु म तिमीहरूलाई तिनीहरूको भूमि दिनेछु, अनि यो तिमीहरूको हुनेछ। यो भूमि दूध र महले भरिएको हुनेछ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ जसले तिमीहरूलाई अन्य राजबाट छुट्टाए।

“मैले तिमीहरूसित भिन्दै प्रकारले व्यवहार गरेको छु कारण तिमीहरूलाई मैले मेरो विशेष मानिसहरू बनाएको छु।

25 यसर्थ, तिमीहरूले शत्रु अनि अशुद्ध पशु-पंक्षीहरूलाई भिन्ने प्रकारले व्यवहार गर्नुपर्छ। अशुद्ध पशु चराहरू अनि घसिने प्राणीहरू खाएर तिमीहरू आफैँलाई अशुद्ध बनाऊ मैले तिनीहरूलाई तिमीहरू निम्ति अशुद्ध झैं छुट्टाएको छु।

26 मैले तिमीहरूलाई मेरा विशेष मानिस बनाउनलाई तिमीहरूलाई पवित्र पारेको छु। यसर्थ तिमीहरू मेरो निम्ति पवित्र रहनुपर्छ। किन? किनभने म परमप्रभु हुँ अनि पवित्र छु।

27 “एकजना मानिस जो झोंक्री अथवा जादूगर छ उसलाई मार्नु पर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हिकोएर मार्नु पर्छ। तिनीहरूलाई मृत्यु चाहिन्छ।”

21

पूजाहारीहरूको निम्ति नियमहरू

1 परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुराहरू हास्नका छोराहरू पूजाहारीहरूलाई भन: पूजाहारीले लाश छोएर आफैँलाई अशुद्ध पार्नु हुँदैन।

2 तर यदि मृतक मानिस उनको साकथे पर्ने हो भने मात्र उनले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्। यदि मृतक मानिस उनका आमा अथवा बाबु, उनका छोरा-छोरी, दाज्यू-भाइ।

3 अथवा अविवाहित दिदी-बहिनी भए तिनले लाश छोएर आफैँलाई अशुद्ध पार्न सक्छन्। (कन्ये दिदी अथवा बहिनी उनको साकथे मानिन्छ जबसम्म तिनीहरूको बिहे हुँदैन, यसर्थ तिनीहरू मरेको खण्ड पूजाहारीले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्।)

4 तर यदि मरेको मानिस बिहे द्वारा आफन्त पर्छ, पूजाहारीले लाशलाई छोएर त्यसले उ आफूलाई अशुद्ध बनाउन सक्दैनन्।

5 “पूजाहारीहरूले शोक गर्न आफ्नो केश नखौराउनु, दाहीको कुना कुना नकाटुनु अनि शरीरमा कुनै चोट नबनाउनु।

6 पूजाहारीहरू आफ्नो परमेश्वरको नाममा सम्मान देखाउनु पर्छ। किन? किनभने तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिहरू चढाउँछन् जो तिनीहरूको परमेश्वरको निम्ति खाद्य हो। यसर्थ उनीहरू पवित्र रहनुपर्छ।

7 “पूजाहारीले परमेश्वरलाई विशेष रूपले सेवा गर्छ यसकारण तिनीहरू कुनै वेश्या, कुनै अरू मानिससित सहवास गरेकी स्त्री अथवा कुनै मानिसले त्योगेकी स्त्रीसित बिहे गर्दैनन्।

8 पूजाहारीलाई पवित्र व्यवहार गरिनु पर्छ। किन? किनभने तिनीहरूले परमेश्वरको निम्ति खाद्य बोक्छन् अनि म पवित्र छु। म परमप्रभु हुँ अनि म तिमीलाई पवित्र बनाउँछु।

9 “यदि एकजना पूजाहारीकी छोरी वेश्या भई भने उसले आफ्नो सम्मान नष्ट पार्छ, आफ्नो बाबुलाई लाजमर्दो पार्छ, यसर्थ उसलाई आगोमा जलाउनुपर्छ।

10 “प्रमुख पूजाहारी आफ्नै दाज्यू-भाइहरूबाट छानिन्छन् अनि उनको टाउकोमा अभिषेक तेल खन्याइन्छ। यसरी उनलाई प्रमुख पूजाहारीको विशेष कार्यको निम्ति छानिन्छ। उनको व्रणादि पनि विशेष हुन्छ। यसर्थ उनले मानिसहरूअधि शोक गर्नु हुँदैन। उनले आफ्नो कपाल फुकाउनु हुँदैन अनि लगा च्याद्नु हुँदैन।

11 यदि उनको बुबा अथवा आमा मरेको भए पनि उनी लाशको छेउमा नजाऊन् र लाश छोएर उनले आफूलाई अशुद्ध नबनाऊन्।

12 प्रधान पूजाहारी पवित्र स्थानबाहिर जान्नुहुँदैन, यदि ऊ मलामि जान्छ ऊ अपवित्र हुनेछ। तब उसले पवित्र स्थानलाई अपवित्र बनाउँछ। अभिषेक तेल उनको टाउकोमा खन्याएर उनलाई मानिसहरूबाट छुट्याइन्छ हो। म परमप्रभु हुँ।

13 “प्रधान पूजाहारीले कन्ये केटीलाई बिहे गर्नुपर्छ।

14 प्रमुख पूजाहारीले वेश्या, छुटानाम गरेकी आइमाई र विधवालाई बिहे गर्नु हुँदैन। प्रमुख पूजाहारीले आफ्ना मानिसहरूबाट कन्येलाई मात्र बिहे गर्नु पर्छ।

15 यसरी उनका नानीहरूलाई अरू मानिसहरूले आदर गर्नेछन्। उनको विशेष कार्यको निम्ति म परमप्रभुले उनलाई अग्न राखेको छु।”

- 16 परमप्रभुले मोशालाई भन्नुभयो,
 17 "हासन्लाई भन: यदि उनका सन्तानहरू मध्ये कसैमा कुनै शारीरिक खोट भए, उसले आफ्नो परमेश्वरलाई खाद्य चढाउने निवेदन गर्नु हुँदैन।
 18 कुनै मानिस जसको केही खोट भएको भए उसले पूजाहारी भएर मलाई सेवा नगरोस् मेरो निम्ति बलिहरू नल्याओस्। यस्ता मानिसहरूले पूजाहारी भएर सेवा गर्न सक्तैनन्, अर्थात् मानिसहरू, लड्गडा मानिसहरू, अनुहारमा नाराभा दाग भएका मानिसहरू, हात अथवा खुट्टाहरू लामा-लामा भएका मानिसहरू,
 19 हात अथवा खुट्टा भौँचिएका मानिसहरू,
 20 कुपोषि ठिँउ भएको, बाउन्ने, आँखाको रोग भएको, चिलाउने घाउ भएको, लुतो लागेको, सन्धिमा चोटलागेको नुपुंसक मानिसहरू।
 21 "हासन्का सन्तानहरूमध्ये विकृति भएकोहुनाले परमप्रभुलाई आगोद्वारा बलिहरू चढाउन सक्तैन अनि उसले आफ्नो परमेश्वरलाई पुर्याउनु सक्तैन।
 22 त्यो मानिस पूजाहारीको परिवारको एकजना सदस्य भएकोले गर्दा उसले आफ्नो परमेश्वरको दुवै पवित्र अनि महापवित्र खाद्य खानु सक्छ।
 23 तर अति पवित्र स्थानमा पर्दाबाट जान सक्तैन अनि वेदीको नजिक पनि जानु सक्तैन। किन? किनभने उसलाई केही खोट लागेको छ र उसले पवित्र स्थानलाई अपवित्र पार्नु हुँदैन। म परमप्रभुले ती स्थानहरू पवित्र पारेको छु।"
 24 यसर्थ मोशाले यी कुराहरू हासन्, उनका छोराहरू अनि इझाएलका समस्त मानिसहरूलाई भन्नुभयो।

22

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
 2 "हासन् र त्यसका छोराहरूलाई भन: इझाएलका मानिसहरूले मलाई जे चढाउँछन ती चीजहरू पवित्र हुन्छन्। ती मेरा हुन् यसकारण तिमी पूजाहारीहरूले यी चीजहरू नचलाउनु। यदि तिमीहरूले आफ्नो लागि ती पवित्र चीजहरू चलायो भने तब तिमीहरूले मेरो पवित्र नामको आदर नगरेको बुझिन्छ। म परमप्रभु हुँ।
 3 हासन् अनि उसका छोराहरूलाई भनिदेऊ। यदि तिमीहरूका सन्तानहरूबाट कसैले यी चीजहरू छुन्छ जब त्यो मानिस अशुद्ध छ। त्यस मानिसलाई छुट्टयाउनु पर्छ। इझाएलका मानिसहरूले ती चीजहरू मलाई दिएका छन्। म परमप्रभु हुँ।
 4 "यदि हासन्का सन्तानहरू मध्ये कसैलाई छालाको डरलाग्दो रोग अथवा धातु स्राव रोग छ भने ऊ शुद्ध नहोउन्जेलसम्म पवित्र खाद्य खान सक्तैन। यो नियम सबै अशुद्ध पूजाहारीहरूको निम्ति हो। पूजाहारीले शुद्ध हुन सक्छ जब ऊ मेरोको शरीर छुन्छ अथवा आफ्नो स्राव गराउँछ।
 5 उनले कुनै घसने अशुद्ध पशुहरू छोए पनि अशुद्ध हुन सक्छन्। के गर्दा अथवा कसरी कुनै व्यक्ति अशुद्ध भयो त्यो कुनै मुख्य कुरा होइन, तर कुनै पूजाहारीले अशुद्ध मानिसलाई छुँदा नै अशुद्ध भइहाल्छन्।
 6 यी चीजहरू मध्ये कुनैलाई छुइन्छ त्यो मानिस साँझसम्म अशुद्ध रहन्छ। उसले पानीमा ननुहाएसम्म पवित्र खाद्य खानु सक्तैन।
 7 घाम अस्ताएपछि मात्र उनी पवित्र हुनु सक्छन् अनि पवित्र खाना खानु सक्छन्। किन? किनभने पवित्र खाना उसको हुन्छ।
 8 "यदि कुनै पूजाहारीले आफैँ मेरोको अथवा जंगली जनावरले मेरोको पशु भेट्छन् उनले त्यो खानु हुँदैन, यदि खान्छन् उनी अशुद्ध हुन्छन्। म परमप्रभु हुँ।
 9 "मैले आदेश गरेअनुसार पूजाहारीले गर्नुपर्छ जसले गर्दा तिनीहरू धेरै सजग बस्नु पर्छ। पवित्र चीजहरू तिनीहरूले गर्दा अपवित्र नहुन्। यदि तिनी सजग हुन्छन् भने, तिनीहरू मर्दैनन्। म परमप्रभुले यही विशेष कर्मको निम्ति तिनीहरूलाई अरू मानिसहरूबाट छुट्टयाएको छु।
 10 पूजाहारीसित बसे पाहुना अथवा ज्यालाका काम गर्न आएको मजदूरले पवित्र भोजन खान हुँदैन, पूजाहारीको परिवारले मात्र पवित्र भोजन खान सक्छन्।
 11 तर पूजाहारीको घरमा जन्मेका कमारा-कमारी अथवा पूजाहारीले आफ्नै पैसाले किनेको कमारा-कमारीले पनि पवित्र खाद्यको भाग खान सक्छन्।
 12 पूजाहारीकी छोरीले अर्को परिवारको मानिससँग पनि बिहे गर्न सक्छे। यदि उसले यसो गर्छ भने उसले बलिबाट निकालिएको पवित्र खाद्य खान सक्तैन।
 13 पूजाहारीको कुनै छोरी विधवा हुनु सक्छे अथवा उसलाई आफ्नो पतिद्वारा छुट्टयाउन सक्छ अनि यदि तिनीहरूका छोरा-छोरीहरूलाई सहायता गर्ने छैन भने ऊ आफ्नो बुबाको घरमा जान सक्छे। तब उसले आफ्नो बुबाको भागबाट केही अंश पवित्र खाद्य खान सक्छे। पूजाहारीको परिवारले मात्र यो भोजन खान सक्छ।
 14 "यदि कुनै मानिसले पवित्र थाहा नपाई खान्छ भने उसले त्यसको पाँचौँ भाग थपेर पूजाहारीलाई दिनुपर्छ।
 15 "इझाएलका मानिसहरूले परमप्रभुलाई बलि चढाउन सक्छन् र यी बलिहरू नै पवित्र बनिन्छन्। यसर्थ पूजाहारीहरूले यी पवित्र बलिहरू अपवित्र पार्नु हुँदैन।
 16 यदि पूजाहारीहरूले यी उपहारहरूलाई पवित्र मान्दैनन्, तिनीहरूले जब यी पवित्र चीजहरू खान्छन् तब आफ्नो पाप अझै थपिरेका हुन्छन्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।"
 17 परमप्रभुले मोशालाई भन्नुभयो,
 18 "हासन्, उनका छोराहरू र इझाएलका समस्त मानिसहरूलाई भन: इझाएलमा बसोबास गर्ने विदेशी होस अथवा देशी, त्यस मानिसको बलि कुनै विशेष बलि होस अथवा त्यो उसको भाकलको बलि होस।
 19-20 ती उपहारहरू परमेश्वरलाई चढाउन इच्छा गर्ने मानिसले चढाएका हुन्। यसर्थ कुनै खोट भएको बलि तिमीहरूले ग्रहण गर्नु हुँदैन कारण त्यस्तो बलि म ग्रहण गर्दिनँ। साँढे, बाख्रा अथवा भेडा जुन सुकै उपहार होस् तर त्यो पुरुष अनि निष्खोट हुनुपर्छ।
 21 "कुनै व्यक्तिले मेकबलि अथवा परमप्रभुलाई स्वेच्छाले आफ्नो भाकल पूरा गर्न बलि चढाउनु सक्छ, तर त्यो बलि बलियो अनि निष्खोट हुनुपर्छ त्यो साँढे होस अथवा भेडा।
 22 तिमीहरूले परमप्रभुको वेदीको आगोमा कुनै प्रकारको रोपी पशु उपहार स्वरूपमा चढाउनु हुँदैन। यसर्थ कुनै बलि तिमीहरू परमप्रभुलाई चढाउछौ त्यो अन्धो, लड्गडा, अयोग्य अनि चर्मरोग अथवा धातुरोग भोगेको छ भने यस्ता पशुहरू उपहारको रूपमा चढाउनु हुँदैन।
 23 "कोही समयमा लामो खुट्टा भएको अथवा खुट्टाहरू ठीकसँग नबढेको साँढे अथवा थुमा पनि हुन्छन्, अनि यदि पशुहरूबाट कसैले परमप्रभुलाई विशेष बलि चढाउन चाहे त्यो परमप्रभुले ग्रहण गर्नु हुन्छ। तर यस्तो पशुको बलि कुनै भाकल गरिएको बलि ग्रहण गर्नुहुँदैन।
 24 "यस्तो पशु नचढाऊ जसको अण्डाको कुच्याएको अथवा काटिएको छ। यस्तो आफ्नो भूमिमा नचढाऊ।
 25 "यस्ता प्रकारका पशुहरू विदेशीहरूबाट आफ्ना परमेश्वरलाई खाद्यको रूपमा चढाउन नल्याऊ। किनभने ती पशुहरू घाइते छन् तिनीहरू खोट लागेका छन् अनि ग्रहण योग्य हुँदैनन्।"
 26 परमप्रभुले मोशालाई भन्नुभयो,

- 27 “जब बाछो, अथवा पाठा अथवा सानो बोका जन्मन्छ त्यसको माउले त्यसलाई आफूसँगै सात दिनसम्म राख्नुपर्छ अनि त्यसपछि आठौँ दिन यो परमप्रभुद्वारा आगो बलिको रूपमा स्वीकार गरिनेछ।
- 28 तर तिमीले त्यही दिन माऊ र पाठो बलि चढाउनु हुँदैन। यो नियम गाईहरू र भेडाहरूमा पनि लागू हुन्छ।
- 29 “यदि तिमी परमप्रभुलाई धन्यवाद बलि चढाउछौ, तिमीले चढाउन सक्छौ तर त्यो बलि परमेश्वरलाई ग्रहणयोग्य हुनुपर्छ।
- 30 तिमीले त्यो बलि चढाएको पशुको मासु त्यही दिन खाई सक्नुपर्छ भोलि बिहानसम्म बोकी राख्नु हुँदैन। म परमप्रभु हुँ।
- 31 “मेरो आज्ञाहरू याद राख अनि पालन गर। म परमप्रभु हुँ।
- 32 इस्राएलका मानिसहरूले मलाई विशेष रूपमा स्वीकार गर्नु पर्छ। मेरो नाउँको आदर गर्नु पर्छ। म परमप्रभु हुँ अनि तिमीहरूलाई पवित्र बनाउँछु।
- 33 मैले तिमीहरूलाई मिश्र देशबाट ल्याएँ। म तिमीहरूको परमेश्वर भएको छु। म परमप्रभु हुँ।”

23

विशेष पवित्र दिनहरू

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
2 “इस्राएलका मानिसहरूलाई भन तिमीले परमप्रभुले रोज्नु भएका चाडहरूलाई पवित्र पर्वहरू भनी घोषणा गर। ती विशेष पवित्र दिनहरू यी नै हुन्।

विश्राम दिन

- 3 “छ दिनसम्म काम गर, सातौँ दिन विश्राम मानिनेछ र त्यस दिन विशेष विश्रामको दिन, एक पवित्र सभाको दिन हुनेछ। त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नु। तिमीहरूको सब घरमा यस दिनलाई परमप्रभुको विश्राम मानिन्छ।

निस्तार

- 4 “यी सब परमप्रभुद्वारा तोकिएका चाडहरू हुन्, तिमीले यी दिनहरूलाई पवित्र सभा भनी घोषणा गर्ने छौ।
5 परमप्रभुको निस्तार पहिलो महीनाको चौधौँ दिनको साँझमा शुरू हुन्छ।

अखमिरी रोटीको चाड

- 6 “त्यही महीनाको पन्ध्रौँ दिन अखमिरी रोटीको चाड हुन्छ। तिमीले सात दिनसम्म अखमिरी रोटी खानेछौ।
7 यो चाडको पहिलो दिन तिमीले विशेष सभा गर्नेछौ। त्यस दिन काम गर्ने छैनौ।
8 सात दिनसम्म तिमीले परमप्रभुलाई आगोद्वारा बलि चढाउन बलिहरू ल्याउनु पर्छ। तब सातौँ दिनमा फेरि अर्को विशेष सभा हुन्छ अनि त्यस दिन तिमीले कुनै काम गर्ने छैनौ।”

आगोट फसलको चाड

- 9 परमप्रभुले मोशालाई भन्नुभयो,
10 “इस्राएलका मानिसहरूलाई भन म तिमीहरूलाई जुन देश दिन्छु त्यसमा तिमीहरू जानेछौ अनि त्यहाँ बाली काट्नेछौ। त्यस समयमा तिमीहरूको पहिले बालीको उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनु।
11 पूजाहारीले बिटालाई परमप्रभु अथि डोलाओस् यसकारण तिमीहरूलाई स्वीकार गर्नेछ उसले त्यो विश्राम भोलि पल्ट गर्नेछ।
12 “जुन दिन तिमीहरूले अन्नको बिटा परमप्रभुको अथि डोलाउने छौ त्यस दिन तिमीहरूले परमप्रभुलाई होमबलि चढाउन एउटा एक वर्षे निष्खोट थुमा ल्याउनु।
13 अंडीको तेलमा मिसाएको सोलह बटुको मसिनो पीठोको अन्नबलि पनि चढाउनुपर्छ। तिमीहरूले पनि चढाउनु पर्छ र तिमीहरूले एक लीटर मद्य चढाएको बलिको बास्राले परमप्रभुलाई आनन्दित पार्नेछ।
14 तिमीहरूले परमप्रभुलाई नयाँ फसल उपहार नचढाएसम्म तिमीहरूले रोटी, भटेको अन्न, अथवा ताजा अन्नहरू खानु हुँदैन। तिमीहरू जहाँ बसे पनि यी नियमहरू पुस्ता पुस्तासम्म चलि रहनेछन्।

सातारूको चाड

- 15 “परमप्रभुलाई डोलाउने अन्नको बिटा ल्याएको दिनबाट सात हप्ताहरू गन।
16 सातौँ हप्ताहरू पछिको आइतवार (त्यो पचास दिनपछि) तिमीहरूले परमप्रभुको निम्ति नयाँ अन्नको बलि ल्याउनेछौ।
17 त्यस दिन तिमीहरूले आफ्नो घरबाट दुइवटा खमीर मिसाएको रोटी ल्याउनु पर्छ खमीर अनि सोह बटुको पीठो प्रयोग गरेर यी रोटीहरू पकाऊ। त्यो डोलाउने बलिक लागि हुनेछ त्यो तिमीले पहिलो उब्जनीबाट परमप्रभुको निम्ति अन्न बलि हुनेछ।
18 “एउटा सँडे दुइवटा भेडाहरू अनि सातवटा एक वर्षे पाठहरू अन्नबलि अनि अर्धबलिसित चढाउनु पर्नेछ। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। यी पशुहरू आगोद्वारा जलाइने होमबलि हुनुपर्छ अनि यसको बास्राले परमप्रभुलाई खुशी पार्नेछ।
19 तिमीहरूले पापबलिको निम्ति एउटा बोका अनि दुइवटा एक वर्षे पाठाहरू पनि मैत्रीबलिको निम्ति चढाउनु पर्छ।
20 “पूजाहारीले रोटीले तिमीहरूलाई परमप्रभुको अथि दुइवटा थुमाहरूसित डोलाउने तिमीहरू परमप्रभुको निम्ति पवित्र हुन्छ र ती सबै पूजाहारीको हुनेछ।
21 तिमीहरूले त्यस दिन केही काम गर्ने हुँदैन अनि एउटा पवित्र सभा बोलाउनेछौ। यो नियम तिमीहरू घरहरूमा तिमीहरूको पुस्तो-पुस्तासम्म चलि रहने छ।
22 “जब तिमीहरू आफ्नो जमीनमा बाली उठाउँछौ खेतको कुना-कुनासम्म नउठाऊ अनि त्यसरी छोडीएको अन्न उठाउनु फर्केर नजाऊ। ती सब गरीबहरू तथा तिमीहरूको जमीन भाएर जाने विदेशीहरूको निम्ति छोडी देऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

तुरहीको चाड

- 23 परमप्रभुले मोशालाई भन्नुभयो,
24 “इस्राएलका मानिसहरूलाई भन: सातौँ महीनाको पहिलो दिन तिमीहरूको विशेष विश्रामको दिन हुन्छ र मानिसहरूलाई यो पवित्र सभा हो भनी सम्झाउन तुरही बजाऊ।
25 तिमीहरू सामान्य काम नगर तिमीहरूले आगोद्वारा चढाउने बलि परमप्रभु कहाँ ल्याउनेछौ।”

प्रायश्चितको दिन

- 26 परमप्रभुले मोशालाई भन्नुभयो,
 27 "प्रायश्चित्तको दिन सातौं महीनाको दशौं दिनमा पर्छ। त्यसदिन तिमीहरूले केही खानु हुँदैन अनि तिमीहरूले आगोद्वारा परमप्रभुलाई बलि चढाउनु पर्छ अनि पवित्र सभा गर्नुपर्छ।
 28 त्यस दिन तिमीहरूले केही काम गर्न छैनौं, किन? किनभने त्यो दिन तिमीहरूको प्रायश्चित्तको दिन हो। त्यसदिन पृजाहारी परमप्रभुको सामुने जानेछन् र तिमीहरूलाई पवित्र पानै उत्सव गर्नेछन्।
 29 "यदि कुनै मानिसले यस दिनमा उपवास बस्न अस्वीकार गरे उसलाई उसका मानिसहरूबाट छुट्याउनु पर्छ।
 30 यदि कुनै मानिसले त्यस दिन केही काम गर्छ म उसलाई उसका मानिसहरूको बीचबाट शेष पार्नुहु।
 31 त्यसदिन तिमीहरूले कुनै काम गर्नु हुँदैन अनि यो विधि तिमीहरू जहाँ बस्छौ त्यहाँ सधैंको निम्ति चालू रहनेछ।
 32 यो दिन तिमीहरूको निम्ति एक विशेष विश्रामको दिन हो र तिमीहरूले त्यस दिन केही खाने छैनौं। यो विशेष विश्रामको दिन त्यस महिनाको नवौं दिनको साँझबाट शुरू हुनेछ र भोलिपल्ट साँझसम्म रहनेछ।"

छाप्रो-वासको चाड

- 33 परमप्रभुले मोशालाई भन्नुभयो,
 34 "इस्राएलका मानिसहरूलाई भनः सातौं महीनाको पन्ध्रौं दिनमा छाप्रो-वासको चाड मनाउनुपर्छ। यो चाड परमप्रभुको निम्ति सात दिनसम्म चली रहनुपर्छ।
 35 कसैले यस चाडको पहिलो दिन केही काम गर्नु हुँदैन जब पवित्र सभा गरिनेछ।
 36 तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा सात दिनसम्म बलि ल्याउनु पर्छ अनि आठौं दिन तिमीहरूले अर्को पवित्र सभा गर्ने पर्छ। आगोको बलि परमप्रभुलाई चढाउनु पर्छ, तिनीहरू त्यस केही काम गर्नु हुँदैन अनि यो पवित्र सभा हुनेछ।
 37 "परमप्रभुको विशेष चाडहरू यी नै हुन्। यी दिनहरूमा पवित्र सभाहरू हुनेछन्, तिमीहरूले परमप्रभुलाई आगोबाट बलिहरू चढाउनेछौं। होमबलि, अन्नबलि, अर्धबलिहरू अरू अन्य बलिदानहरू चढाउनेछौं। ती बलिहरू तिमीहरूले ठीक समयमा चढाउनेछौं।
 38 तिमीहरूले चढाउने यी बलिहरू परमप्रभुको विश्राम दिनहरूको स्मरण र विशेष भाकलको निम्ति हो। तिनीहरू केही योग्यको बलिहरू तिमीहरूले परमप्रभुलाई दिन सक्छौं।
 39 "सातौं महीनाको पन्ध्रौं दिन जब तिमीहरू आफ्नो जमीनबाट फसल बटुल्छौ तब सात दिनसम्म परमप्रभुको चाडहरू मनाउनुपर्छ। पहिलो दिन अनि आठौं दिन विशेष विश्रामको दिन हुनेछ।
 40 पहिलो दिनमा तिमीहरूले फलको बोटहरूबाट राम्रो राम्रो फलहरू बटुल्नु पर्छ अनि खजुरको हाँगाहरू, मोटो पातभएका रूखहरूका हाँगाहरू र खोलाको किनारमा हुने लहरे-पीपलका हाँगाहरू बटुलेर परमप्रभु तिमीहरूका परमेश्वरकोअधि सात दिन अनन्त मनाउनु पर्छ।
 41 प्रत्येक वर्ष तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति यो चाड मनाउनु पर्छ। यो चाड सातौं महीनामा मनाइनेछ र यो विधि सधैं चलि रहनेछ।
 42 इस्राएलमा जन्मने सबै मानिसहरू सात दिनसम्म ती अस्थायी छाप्रोहरूमा बास बस्नेछन्।
 43 किन? किनभने तिमीहरूका सन्तानले जान्न पाउनेछन्। त्यसै कारण जब मैले इस्राएलीहरूलाई मिश्रको भूमि बाहिर ल्याए, मैले तिनीहरूलाई दक्षिण छाप्रोहरूमा बस्न लगाएँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।"
 44 यसर्थ मोशाले परमप्रभुलाई सम्मान गरिने सबै चाडहरू इस्राएलका मानिसहरूलाई बताइदिए।

24

पानस अनि पवित्र रोटी

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
 2 "इस्राएलका मानिसहरूलाई आदेश देऊ तिनीहरूले निरन्तर ज्योतिको निम्ति आफैले भद्राक्ष पिसेर तयार पारेको शद्ध तेल ल्याउनु पर्छ।
 3 परमप्रभुअधि भेट हुने पालमा करार सन्तुक्को पर्दा बाहिर साँझबाट बिहान नहुञ्जेलसम्म हास्रन्ले निरन्तर बर्ती जलाऊन्। यो विधि तिमीहरूका सन्तान बाँचुञ्जेलसम्म सधैं चलि रहनेछ।
 4 हास्रन्ले परमप्रभुको अधि सुनौलो बत्तीदानमा निरन्तर बर्ती जलाइरहनेछन्।
 5 "मसिनो पीठोको बाह्रवटा रोटी प्रत्येक रोटीमा सोलह बटुको पीठो प्रयोग गरेर पकाऊ।
 6 परमप्रभुअधि प्रत्येक पंक्तिमा छवटा गरेर सुनको मेचमा रोटी सजाऊ।
 7 प्रत्येक पंक्तिमा शद्ध सुगन्धित धूप जलाऊ। यसले परमप्रभुलाई आगोद्वारा बलि चढाएको सम्झना गराउन सहायता गर्छ।
 8 प्रत्येक विश्रामको दिन हास्रन्ले परमप्रभुअधि यसरी रोटी राखुन्। इस्राएलका मानिसहरूको निम्ति यो करार सधैंको निम्ति रहनेछ।
 9 हास्रन् र उनका छोराहरूले पवित्र स्थलमा त्यो रोटी खानेछन्। किन? किनभने त्यो रोटी धेरै पवित्र छ। यो परमप्रभुको निम्ति आगोद्वारा जलाएर चढाइने बलिहरूमा एउटा हो र यो हास्रन्को निम्ति स्थायी अंश हुनेछ।"

त्यो मानिस जसले परमेश्वरलाई सराप दियो

- 10 इस्राएली आमा र भित्री पिताको एकजना छोरा थियो जो इस्राएलमा बस्थ्यो। त्यो मानिस इस्राएलीहरूको माझमा थियो अनि एक दिन उसले अर्को इस्राएलीसित लडाईं गर्नु शुरू गर्‍यो।
 11 इस्राएली आमाको छोरोले सरापे परमप्रभुको नामको नराम्रो कुरा गर्‍यो अनि मानिसहरूले उसलाई मोशकहाँ ल्याए। (आमाको नाम शलोमीत थियो अनि तिनी दान कुलकी दिब्रीकी छोरी थिइन्।)
 12 मानिसहरूले त्यस मानिसलाई कैदी झैं पक्रिए अनि स्पष्ट न्यायको निम्ति परमप्रभुको आज्ञाको लागि पर्छे।
 13 तब परमप्रभुले मोशालाई भन्नुभयो,
 14 "मानिसलाई ल्याऊ जसले शिविबाहिर सराप्यो। ती जसले उसको सराप सुने तिनीहरूलाई पनि बोलाऊ अनि ती तिनीहरूले आफ्ना हात उसको टाउकोमा राख्नु पर्छे। तब इस्राएलको सम्पूर्ण समुदायले उसमाथि मरुञ्जेसम्म ढुङ्गाले हिकाउनु पर्छे।
 15 तिमीले इस्राएलका मानिसहरूलाई भनः यदि कुनै मानिसले आफ्नो परमेश्वरलाई सराप छ भने उसलाई दण्ड दिनु पर्छे।
 16 यदि कुनै मानिसले परमप्रभुको निन्दा गर्छ अथवा सराप छ इस्राएलको सम्पूर्ण समुदायले उसलाई ढुङ्गाले हिकाएर मान्नुपर्छे। यदि एउटा विदेशीले निन्दा गर्छ भने उसलाई अवश्यै मार्नु पर्छे जस्तो इस्राएलमा जन्मएको निन्दालाई मार्छे।
 17 "अनि यदि एकजना मानिसले कुनै अर्को मानिसको हत्या गर्छ भने त्यसलाई मार्नुपर्छे।
 18 यदि कुनै व्यक्तिले अर्कोको पशुलाई मारे त्यसले बदलामा अर्को एउटा पशु दिनुपर्छे।

- 19 “अनि यदि कुनै मानिसले अर्को मानिसलाई चोट ल्याउँछ। त्यस मानिसलाई पनि चोट नै पारि दिनुपर्छ।
 20 हड्डी भौंचेको भए हड्डी नै भौंची दिनुपर्छ एउटा आँखा फुटाई दिएको भए उसको पनि आँखा नै फुटाइदिन पर्छ र दाँत भौंची दिएको भए त्यसको पनि दाँत नै भौंची दिनुपर्छ। जे जस्तो चोट पारेकोछ त्यसलाई पनि त्यही गर्नुपर्छ।
 21 यदि कसैले कुनै मानिस मारे त्यो मार्ने मानिसलाई पनि मार्नुपर्छ। यदि कसैले अर्को कसैको पशु मारे त्यसले पनि उसको साटोमा एउटा त्यस्तै पशु दिनुपर्छ।
 22 “कानून विदेशीको निम्ति अनि आफ्नो देशका मानिसहरूको निम्ति साँचो रहनेछ। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हूँ।”
 23 तब मोशाले मानिसहरूलाई यी कुराहरू बताए अनि तिनीहरूले जसले सरापेको थियो त्यस मानिसलाई पाल बाहिर ल्याएर ढुङ्गाले हिकोएर मारे। यसर्थ इस्राएलीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।

25

जमीनको निम्ति विश्रामको समय

- 1 परमप्रभुले सीने पर्वतमा मोशालाई भन्नुभयो,
 2 “इस्राएलका मानिसहरूलाई भन, जब तिमीहरू जमीनमा पुग्छौ, जो म तिमीहरूलाई दिन्छ, त्यस समय तिमीहरूले परमप्रभुको सम्मानमा भूमिलाई विशेष विश्राम दिनु पर्छ।
 3 छ वर्षसम्म तिमीहरूले बीऊहरू रोप्न सक्छौ अनि छ वर्ष सम्म दाख बगैचामा कलम काट्न सक्छौ, फलहरू बटुल्न सक्छौ।
 4 तर सातौं वर्षमा तिमीहरूले जमीनलाई विश्राम दिएर त्यहाँ बीऊहरू छर्ने छैनौ, त्यहाँका बोटहरू छिमोल्ने छैनौ कारण परमप्रभुको सम्मानमा यो विशेष विश्राम हुनेछ।
 5 उब्जनी उठाइसकेपछि त्यहाँ आफै उम्रेका बोटहरूबाट अन्न उठाउनु सक्तैनौ अनि नछिमोलेको दाख बोटहरूबाट फल बटुल्न सक्तैनौ। जमीनले एक वर्ष विश्राम पाउनेछ।
 6 “यदि भूमिलाई विश्राम दिएको भएता पनि तिमीहरूको निम्ति अनि तिमीहरूका मानिसहरूको अनि नोकर-नोकरनीहरूको निम्ति दैनिक मजदूरहरू तथा तिमीहरूसंग बस्ने विदेशीहरूको निम्ति प्रशस्त फसल हुनेछ।
 7 तिमीहरूले घरेलू र अरू पशुहरूको निम्ति पनि त्यहाँ प्रशस्त फसल हुनेछ।

ज्युबिलि-विमोचनको वर्ष

- 8 “तिमीहरूले सात वर्ष सात पल्ट गन्नु जसको प्रतिफल 49 वर्ष निस्कन्छ। त्यस समयको अवधिमा त्यहाँ भूमिलाई सात वर्षको निम्ति विश्राम हुनेछ।
 9 सातौं महीनाको दशौं दिन जुन प्रायश्चित्तको दिन हुन्छ भेडाको सीगको तुरही बजाउनु। यो सारा देशभरि बजाउनु पर्छ।
 10 तिमीहरूले पचासौं वर्षलाई विशेष वर्ष रूपमा मनाउनेछौ अनि सारा देशका सबै मानिसहरूको निम्ति स्वतन्त्रताको घोषणा गर्नेछौ, जसलाई जयन्ती उत्सवको रूपमा मनाइनेछ। यस समयमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ। प्रत्येक सेवक आफ्नो घरमा फर्किनेछ। आफ्नो घर-जमीनमा जानेछ, आफ्नो परिवार भएकोमा फर्केर जानेछ।
 11 तिमीहरूको निम्ति यो पचासौं वर्ष एक विशेष उत्सवको वर्ष हुनेछ। त्यति बेला कुनै पनि बीऊ नछर विजन नलगाऊ, आफै फलेको अन्न नउठाऊ अनि नछिमोलेको दाखबाट नबटुल।
 12 यो वर्ष तिमीहरूको निम्ति महोत्सवको वर्ष* हो र यो पवित्र समय मान्नु। तिमीहरूले खेतमा उठाएको अन्न खानु।
 13 जयन्ती वर्षमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ।
 14 “जब तिमीहरूले आफ्नो जमीन बेच्दा आफ्ना छिमेकीहरूलाई नठगा। उसले पनि तिमीलाई नठगोस जब तिमी ऊबाट जमीन किन्छौ।
 15 जब तिमी तिमीहरूको छिमेकीको जमीन किन्छौ तब विगत वर्षको उत्सवको संख्यालाई गन र उचित मूल्य गणना गर्नु ती संख्याहरू प्रयोग गर। किन? किनभने तिम्रो छिमेकीले तिमीलाई अर्को (उत्सव) सम्म सही तरीकाले खेती-पाती गर्नको निम्ति बेचेको छ।
 16 तिमीले वर्षहरू अनुसार दामको हिसाब गर्नु पर्छ। यदि त्यहाँ धेरै वर्षहरू बाँकी रहे उत्सव दाम ज्यादा हुनु पर्छ। यदि वर्षहरू कमति भए दाम कमति हुनु पर्छ। किनभने उसले तिमीलाई अन्नहरू संख्याहरू मात्र बेचेका हुन।
 17 एकाकाँलाई नठगा। आफ्नो परमेश्वरलाई आदर गर। म परमप्रभु तिमीहरूका परमेश्वर हूँ।
 18 “मेरो विधि-विधानहरू याद राखेर पालन गरे तिमीहरू आफ्नो जमीनमा आराम साथ बस् सक्छौ।
 19 अनि जमीनले प्रशस्त बाली उब्जाउनेछ र तिमीहरूसित अन्नको केही कमी नहुँदा तिमीहरू आनन्दले बाँच्नु सक्छौ।
 20 “तर हुन सक्छ तिमीहरूले भन्न सक्छौ, ‘यदि हामीले बीऊ छरेनौ अथवा बाली उठाएनौ भने सातौं वर्षमा खाने हामी सित केही रहँदैन।’
 21 चिन्ता नगर! छैटौं वर्षमा म मेरो आशीर्वाद दिने छु जसले गर्दा जमीनले तीन वर्षको निम्ति बाली उब्जाउनेछ।
 22 जब तिमीहरू आठौं वर्ष बाली लगाउँछौ त्यस समयमा पहिलेको अन्न नै खाइरहेको हुनेछौ। नवौंवर्ष तिमीहरूको बाली पाकी सक्दा पनि तिमी त्यही पुरानो अन्न नै खाँदै गरेका हुनेछौ।

सम्पत्तिको विषयमा नियमहरू

- 23 “भूमि साँच्चै नै मेरो हो यसकारण तिमीहरूले सदाको निम्ति बेचन सक्तैनौ। तिमीहरू त मेरो जमीनमा मसँग बस् आएका परदेशी अथवा यात्रीहरू मात्र हो।
 24 मानिसहरूले जमीन बेचन सक्छन् तर फेरि तिनीहरूको परिवारको सदस्यले त्यो भूमि फिर्ता गर्न सक्छ।
 25 तिमीहरूको देशमा कुनै मानिस एकदमै गरीब हुँदा जमीन बेचनु सक्छ तर उसको अति नजिकको आफन्त आएर आफ्नो मानिसको निम्ति त्यो भूमि किन्न सक्छ।
 26 कुनै गरीब मानिसलाई उसको जमीन किनी दिने आफन्त नहोला, तर उसको प्रशस्त धन भएको समयमा आफैले यो जमीन किन्न सक्छ।
 27 त्यो जमीन किन्न उचित मूल्य तिर्न उसले बेचेको वर्षबाट किन्ने समयसम्म कति वर्ष उसले त्यस जमीनमा खेती गर्थ्यो, त्यो गणना, र बाँकी रहेको वर्षहरूमा त्यस जमीनबाट कति उब्जनी हुन्छ त्यसको मूल्य तिरर आफ्नो जमीन किनोस् तब त्यो जमीन फेरि उसको हुन्छ।

* 25:12: महोत्सवको वर्ष यस शब्दलाई “ज्युबिलि” भनिएको छ र यसको अर्थ “निस्तार चाड” अथवा प्रत्येक सातवर्षमा मनाउनु भनी परमप्रभुले मोशालाई बताउनु भएको हो। “ज्युबिलि” शब्द हिब्रू शब्दबाट आएको र यसको अर्थ “महोत्सव” अथवा निस्तार चाड मनाउनु “सीग बजाउनु” पनि भनिएको छ।

28 तर यदि त्यस मानिसको जमीन किन्न प्रशस्त धन कमाउन नसके अनि जमीनको मूल्य तिरि नसके महोत्सव वर्षसम्म त्यो जमीन किन्ने मानिस कै भइरहनेछ। तब विशेष महोत्सवको समयमा त्यो जमीन फेरि पुरानो त्यसको मालिकलाई फर्काइनेछ र त्यो जमीन त्यसको सही मालिक कै हुनेछ।

29 “यदि कुनै मानिसले पर्खाल लगाएको शहरभित्रको घर बेच्छ भने उसले एक वर्षभित्र घर उक्साउने अधिकार पाउनेछ।

30 तर यदि त्यो बेच्ने मालिकले बेचेको दिनबाट एक वर्ष भित्रमा फर्काउन नसके त्यो पर्खालको घेराभित्रको घर किन्ने मानिस तथा उसको सन्तानहरूको स्थायी सम्पत्ति हुनेछ। महोत्सवको समयमा त्यो घर पुरानो मालिकलाई फर्काइने छैन।

31 तर पर्खालले नधेरैएको जग्गा खुल्ला मैदान सरह रहन्छ र त्यस्तो ठाउँको घर बेचिएको खण्डमा महोत्सवको बेला पहिलेको मालिकले नै त्यो घर पाउँनेछ।

32 “तर लेवीहरूको शहर विषयमा: लेवीहरूसित तिनीहरूको घर फिर्ता पाउने अधिकार छ जो तिनीहरूको शहरहरू भित्र छ।

33 लेवी शहर भित्रको लेवीहरूको घर यदि कुनै मानिसले किनेकी भए पनि महोत्सवको समयमा त्यो घर फेरि पुरानो मालिककोमा फर्केर जान्छ। किनभने लेवी शहर भित्रका घरहरू लेवी परिवारहरू कै हुन्। इब्राएलीहरूले लेवीहरूलाई ती घरहरू दिएका हुन्।

34 लेवी शहरहरूको वरिपरि रहेका खेतहरू तथा चउरहरू बेचन सक्दैन किनभने ती सब सदाको निम्ति लेवीहरू कै हुन्।

कमारा मालिकहरूको निम्ति नियमहरू

35 “तिमीहरूको शहर भित्रैको कोही मानिस यति गरीब हुन सक्छ कि उसले आफैलाई पनि गुजारा गर्न नसक्ला। यस्तो खण्डमा तिमीहरूले उसलाई परदेशी पाहुनालाई जस्तै तिमीहरूसितै बन्न दिनुपर्छ।

36 तिमीहरूले उसलाई ऋण दिए सद्-ब्याज वा नाफा नलिन र आफ्नो परमेश्वरको सम्मानमा उसलाई तिमीहरूसित बध् देऊ।

37 उसलाई ऋण दिए सद् नलगाऊ अनि उसलाई खान बेचेको खाद्यमा नाफा नराख।

38 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूका परमेश्वर हुनुलाई र कनान देश तिमीहरूलाई दिनु मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।

39 “तिमीहरूको आफ्नै देशको कुनै मानिस यति गरीब हुनु सक्छ कि उसले आफैलाई तिमीहरू कसै कहाँ कमारा सरह बेचन सक्छ तर तिमीहरूले उसलाई कमारालाई झै नखटाऊ।

40 महोत्सवको समयसम्मलाई उसलाई कुनै परदेशी अथवा मजदूरी गर्न खटाइएको मानिसलाई झै ब्यवहार गर।

41 तब ऊ अनि उसका छोरा-छोरीहरू तिमीहरूदेखि मुक्त हुनेछन्। ऊ आफ्नो पूर्वोली सम्पत्तिमा फर्केर आउनु सक्छ।

42 किन? किनभने त्यस्ता मानिसहरू मेरा सेवकहरू हुन्। मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। तिनीहरूलाई कमाराको रूपमा बोचनु हुँदैन।

43 तिमीहरू तिनीहरूको निम्ति निष्ठुर मालिक हुनुहुँदैन। तिमीहरूले आफ्नो परमेश्वरको डर अनि आदर गर्नुपर्छ।

44 “तिमीहरूको श्री तथा पुरुष कमारी-कमाराहरूका विषयमा: आफ्नो वरिपरिका देशहरूबाट तिमीहरूले कमारा-कमारीहरू पाउन सक्छौ।

45 तिमीहरूकै देशमा बसो-बास गर्ने विदेशीहरूबाट पनि बालक-बालिका कमारा-कमारीहरू पाउन सक्छौ। ती बालक कमारा-कमारीहरू तिमीहरूका हुनेछन्।

46 तिमीहरूको मृत्युपछि ती विदेशी कमारा-कमारीहरू तिम्रा नानीहरू का हुनेछन् अनि तिनीहरू सधैंको निम्ति तिमीहरूकै हुनेछन्। तिमीहरूले विदेशीहरूलाई कमारा-कमारीहरू बनाउन सक्छौ तर इब्राएली मानिसहरू तिमीहरूको आफन्तहरूप्रति तिमीहरू निष्ठुर मालिक बनिनु हुँदैन।

47 “तिमीहरूकहाँ आउने विदेशी अथवा परदेशीहरू धनी पनि हुन सक्छन् अनि तिमीहरूको आफ्नै देशका दाज्य-भाइहरू अत्यन्तै गरीब भई तिनीहरूको कमारा बनी बिक्री हुन सक्छन्।

48 यदि यस्तो भएको खण्डमा त्यस मानिससित फिर्ता किन्ने अधिकार छ। उसलाई उसको दाज्य-भाइहरू मध्ये कसैले किन्नु सक्छ।

49 अथवा उसको काका-मामा तथा उसको काका-मामाका छोराहरूले अथवा उसको आफ्नै आफन्तका कुनै मानिसले उसलाई किन्न सक्छ। अथवा ऊ आफैले पनि आफ्नो प्रशस्त धन जोगाड गरे आफैलाई फेरि किन्न सक्छ।

50 “तिमी कसरी दाम तोक्न सक्छौ? अर्को जयन्ती वर्षसम्म विदेशीलाई उसले बेचेको दिनदेखि वर्षहरू गन। तोक्नको निम्ति त्यस संख्यालाई प्रयोग गर। किन? किनभने उसले सही रूपमा केही वर्षको निम्ति मात्र किनेको थियो।

51 यदि अर्को जयन्ती वर्षको समय आउन अझै निकै वर्ष छ, त्यस मानिसले निकै बेसी दाम तिर्नु पर्छ। तर दाम वर्षको संख्यामा भर पर्छ।

52 अनि फेरि यदि अर्को महोत्सव वर्ष आउन केही वर्ष मात्र रहे उसले आफ्नो पुरानो दाम भन्दा धेरै कमती रकम तिर्नुपर्छ।

53 त्यो मानिस त्यसको मालिकसँग एक दैनिक हाजिरमा काम गर्ने मजदूर झै रहनसक्छ अनि त्यस विदेशी मालिकले उसग दुष्ट व्यवहार नगरोस।

54 “यदि त्यस मानिसलाई कसैले उक्साएको खण्डमा, त्यो मानिस अर्को महोत्सव वर्षमा स्वतन्त्र उस्कनु सक्छ महोत्सवको वर्षमा उसका नानीहरू पनि स्वतन्त्र बनिनु सक्छन्।

55 किन? किनभने, इब्राएलीहरूलाई मिश्र देशमा तिमीहरूको दासत्वबाट उकासेर मेरो आफ्नो दास-दासीहरू बनाउन ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

26

परमेश्वरको आदेश पालन गर्दा पाइने इनाम

1 “तिमीहरू आफ्नै निम्ति मूर्ति नबनाऊ आफ्नो भूमिमा ढोग गर्नु, मूर्तिहरू अथवा स्मारक नबनाऊ। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

2 “मेरा विशेष विश्राम दिनहरूलाई याद गर अनि मेरो पवित्र स्थानलाई आदर गर। म परमप्रभु हुँ।

3 “मेरा नियमहरू अनि आज्ञाहरू याद राख अनि तिनीहरूको पालन गर।

4 यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्।

5 तिमीहरूको दाई अंडुग टिप्ने समयसम्म रहनेछ अनि अंडुग टिपाई फसल रोप्ने समयसम्म रहनेछ। तिमीहरू जति चाहन्छौ त्यति खानेछौ अनि आफ्नो भूमिमा सुरक्षित बसेछौ।

6 म तिमीहरूको देशमा शान्ति दिनेछु र तिमीहरू शान्ति साथ बन्न पाउनेछौ। नोकसानदायक पशुहरूलाई म तिमीहरूको देशबाट निकालिदिनेछु अनि तिमीहरूलाई धम्काउन अथवा डर देखाउन कोही मानिस आउने छैन कारण कुनै सेना तिमीहरूको देश भएर जान पाउँनेछैन।

7 “तिमीहरूले आफ्नो शत्रुहरूलाई खेदेछौ, र तरवारले मार्नेछौ।

8 तिमीहरू पाँच जनाले एक सय जना शत्रुहरूलाई पराजित गर्नेछौ अनि तिमीहरू एक सय जनाले तिमीहरूको दश हजार शत्रुहरूलाई पराजित गर्नेछौ। तिमीहरूले तिमीहरूको शत्रुहरूलाई नाश गर्नेछौ।

9 “म तिमीहरूलाई दया गर्नेछु र तिमीहरूलाई ठूलो सन्तान पनि धेरै नानीहरू जन्माउने शक्ति दिनेछु। म मेरो करार तिमीहरूसित सही राख्छु।

10 तिमीहरूसँग प्रशस्त अन्न रहनेछ र तिमीहरूले नयाँ वर्षको खेती उठाउँदा पनि पुरानो वर्षको अन्न रही रहनाले त्यो पुरानो अन्न तिमीहरूले पर्योकनु पर्नेछ नत्र तिमीहरूकोमा नयाँ बाली उठाएर राख्ने स्थल हुने छैन।

11 तिमीहरूको माझमा परमप्रभु आएर बसे पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन।

12 म तिमीहरूसितै बस्नेछु। म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।

13 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू मिश्र देशमा दास थियौ तर मैले तिमीहरूलाई त्यहाँबाट बाहिर ल्याएँ। तिमीहरू दासत्वको बोझले निहुर्याइएको थियो तर अब म तिमीहरूको जुवालाई भाँचिदिनेछु अनि म तिमीहरूलाई धर्मिकता सित शिर ठाडो गरी हिड्ने तुल्याउनेछु।

परमेश्वरको आज्ञा भंगको दण्ड

14 “तर यदि तिमीहरूले मेरा ती आज्ञाहरू मान्दैनौ,

15 यदि तिमीहरूले मेरो विधिहरू र आज्ञाहरूको अवहेलना गर्छौ यो मेरो करार भंग गरेको जस्तो हुनेछ।

16 यदि तिमीहरूले यसो गर्छौ भने, तब म तिमीहरूमाथि भयंकर कष्टहरू ल्याउनेछु। तिमीहरूमाथि रोग तथा ज्वरो ल्याइदिनेछु। ती रोगहरूले तिम्ना आँखाहरू फुटाए दिनेछन् अनि तिमीहरूको जीवन अन्त गराइदिनेछ। तिमीहरूले खेती गरे पनि सफल हुने छैनौ, तिमीहरूका शत्रुहरूले तिम्ना अन्न बलीहरू खाइदिनेछन्।

17 म तिमीहरूको विरोधमा हुनेछु र तिमीहरूलाई शत्रुले परास्त गर्नेछु। ती शत्रुहरू जसले तिमीहरूलाई घृणा गर्छन् तिमीहरूमाथि शासन गर्नेछन्। तिमीहरू भागिरहने छौ यद्यपि कसैले तिमीहरूलाई खेदेको हुँदैन।

18 “यति गर्दा पनि तिमीहरूले मलाई नमाने तिमीहरूले गरेको पापको सात गुणा वेशी सजाय दिनेछु।

19 अनि तिमीहरूको गर्वको महानगरलाई म भत्काउनेछु। आकाशले तिमीहरूलाई पानी दिनेछैन र त्यसरी नै पृथ्वीले तिमीहरूलाई अन्न दिने छैन। आकाश र पृथ्वी तिमीहरूको निम्ति क्रमश फलाम र काँसा जस्ता हुनेछन्।

20 तिमीहरूले पुरा मेहनत त गर्छौ तर त्यसबाट केही लाभ हुनेछैन अनि तिमीहरूलाई नत जमीनले अन्न दिनेछ नत रूखहरूले फल दिनेछ।

21 “अझ तिमीहरू मेरो विरोध गर्छौ र मैले भनेको मान्दैनौ भने तिमीहरूलाई सात गुणा अधिक हिसाबले हिकाउनेछु। जति तिमीहरू पाप गर्छौ त्यति नै वेशी तिमीहरूले दण्ड भोग्ने छौ।

22 म तिमीहरू विरुद्ध जंगली जनावरहरू पठाउनेछु अनि तिमीहरूलाई तिमीहरूका नानीहरू लैजानेछु। तिनीहरूले तिमीहरूको पशुहरू मार्नेछन् अनि तिमीहरूका धेरै मानिसहरू मारिनेछन् र बाटाहरू खाली हुनेछन्।

23 “यति हुँदा पनि यदि तिमीहरू चेतनौ भने अनि मेरो विरोध गरिरह्यौ भने,

24 तब म आफै तिमीहरूको विरुद्ध जानेछु र तिमीहरूको पापहरूको निम्ति सात गुणा दण्ड दिनेछु।

25 तिमीहरूले मेरो करार भंग गर्नु गर्थौ, यसर्थ म तिमीहरूलाई दण्ड दिन तिमीहरूको विरुद्ध शत्रुहरू ल्याउनेछु। तिमीहरू बचाउको निम्ति आफ्नो शहरभित्र जानेछौ तर म त्यहाँ रोगहरू फैलाइदिनेछु अनि तिमीहरूका शत्रुहरूले तिमीहरूलाई जित्रे छन्।

26 म तिमीहरूको अन्न वितरण विछिन्न बनाउनेछु। दश जना स्रीहरूले एउटै चुल्हामा भान्सा पकाउनेछन्। तिनीहरूले एक-एक जना गरेर रोटी नाप्नेछन्। तिमीहरूले खानेछौ तर तिमीहरू अघाउने छैनौ।

27 “अझ पनि यदि तिमीहरूले मेरो आदेशहरू मान्न अस्वीकार गर्थौ अनि मेरो विरोधमा रह्यौ।

28 तब म मेरो साँच्चै रीस देखाउनेछु! म तिमीहरूको परमप्रभु, तिमीहरूको पाप परिणामभन्दा सात गुणा वेशी दण्ड दिनेछु।

29 तिमीहरू यति साह्रो भोको हुनेछौ कि तिमीहरूले आफ्नै छोरा-छोरीहरूको मासु खानेछौ।

30 म तिमीहरूको पूजा गर्ने अम्ला स्थलहरू ध्वंस पारि दिनेछु अनि धूपका वेदीहरू भत्काइदिनेछु। म तिमीहरूको लाशहरूलाई तिमीहरूको मूर्तिहरूमाथि लडाइदिने छु। तिमीहरू मबाट एकदमै घिनलाग्दो भएका छौ।

31 म तिमीहरूको पवित्र स्थलहरू शून्य पारिदिनेछु, म तिमीहरूका शहरहरू ध्वंस पारिदिनेछु अनि म तिमीहरूले चढाएको सुगन्धित बलिहरू गृहण गर्दिने।

32 म तिमीहरूको देश खाली पार्नेछु तब तिमीहरूको शत्रुहरू पनि त्यो देखेर छक्क पर्नेछन्।

33 म तिमीहरूलाई देश विदेशमा छरपुछ पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रिनिनेछ अनि शहरहरू नाशा हुनेछन्।

34 “तिमीहरूको देश खाली पारेर तिमीहरूलाई शत्रुको देशमा लगिनेछ जसले गर्दा तिमीहरूको देशले पूर्ण आराम पाउनेछ र देशले पनि आरामको समयको आनन्द लिनेछ।

35 जमीन खाली हुनेछ अनि जमीनले विश्राम पाउनेछ जो तिमीहरू त्यहाँ हुँदा यसले पाएको थिएन।

36 बाँचेकाहरूले पनि शत्रुको जमीनमा बस साहस पाउनेछैन। तिनीहरू प्रत्येक चीजसँग भयभीत रहनेछन् अनि हावाले उडाएको पत्कर झै यता र उता भागिरहने छन्। तिनीहरू कसैले पछिबाट लखेटे झै भागिरहने छन् र लड्ने छन्।

37 कसैले नखेदे पनि तिनीहरू कसैले तारवारलिएर खेदे झै भागेर एकअर्कामा ठोकिंदै लड्नेछन्।

“तिमीहरू शत्रुहरूको सामुने उभिने साहस पाउने छैनौ।

38 तिमीहरू अर्काको देशमा नष्ट हुनेछौ।

39 यसर्थ ती बोकी बाँचेकाहरू पनि शत्रुहरूको देशमा आफ्नो पापहरूका लागि सडेर जानेछन्। तिनीहरूका पुर्खाहरू जसरी सडेर गए त्यसरी नै तिनीहरू पनि शत्रुहरूको मुलुकमा सडेर शेष हुनेछन्।

यहाँ जहिले पनि आशा छ

40 “तर यदि ती मानिसहरूले आफ्नो पाप, पिता-पुर्खाहरूले गरेको पाप, तिनीहरू मेरो विरोधमा रहेको सत्य र तिनीहरूले विश्वास घात गरेको अधर्म स्वीकार गरे,

41 यदि तिनीहरूले म तिनीहरूको शत्रु भएको र शत्रुहरूको देशमा पठाएको सत्य स्वीकारे अनि तिनीहरू मेरो निम्ति विदेशीहरू झै भए पनि यदि तिनीहरूको दुष्ट हृदयलाई नम्र पारी आफ्नो पापको दण्ड भोग्छन् भने,

42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको करार र त्यस देशलाई पनि सम्झनेछु।

43 "जमीन रिता रहनेछ र त्यसले विश्रामहरूको आनन्द लिनेछ। ती बाँकी बाँचेकाहरूले* तिनीहरूले गरेको पापको दण्ड ग्रहण गर्नेछन्, तिनीहरूले मेरो विधिहरू घृणा गरेको र विधिहरू मान्नु अस्वीकार गरेको कारण नै तिनीहरूले सजाय भोगेको हो भनी बुझे भने,

44 तिनीहरूले साँच्चै नै पाप गरेका हुन्। तर यदि मेरो सहायता खोजे म तिनीहरूलाई अस्वीकार गर्ने छैन। तिनीहरूलाई पुरै नष्ट पार्ने छैन, तिनीहरू शत्रुको देशमा बसेका भए पनि तिनीहरूले भनेको कुरा सुन्नेछु कारण म आफ्नो करार विस्मि छैन। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

45 तिनीहरूको निम्ति म तिनीहरूका पिता-पुर्खाहरूसित गरेको करार सम्झनेछु। तिनीहरूका पिता-पुर्खाहरूलाई मैले मिश्रबाट बाहिर ल्याएर म तिनीहरूको परमेश्वर बनिएको सत्य अन्य जातीहरूलाई थाहा छ। म परमप्रभु हुँ।"

46 परमप्रभुले इस्राएलका मानिसहरूलाई दिएको विधि-विधानहरू, नियमहरू र शिक्षाहरू यी नै हुन् र यी विधिहरू नै परमप्रभु अनि इस्राएलका मानिसहरूमाझ भएको करार हो। परमप्रभुले सतिन पर्वतमा यी विधिहरू मोशालाई भन्नुभयो अनि उनले तिनीहरू इस्राएलका मानिसहरूलाई दिए।

27

भाकलहरूको महत्व हुन्छ

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
- 2 "इस्राएलका मानिसहरूलाई भन: कुनै मानिसले विशेष सेवाको निम्ति कुनै मानिस नै चढाउने परमप्रभुसँग भाकल गर्न सक्छ। त्यो मानिसको दाम पूजाहारीले तोक्नुपर्छ। किनभने त्यसरी चढाउने मानिसहरूले चढाइएको मानिस फर्काउँदा परमप्रभुलाई दाम तिर्नुपर्छ।
- 3 बीस वर्ष देखि साठौँ वर्ष बीच मानिसको मोल चाँदीको पचास शेकेल हुन्छ। तिमी चाँदीका लागि अधिकारिक नाप प्रयोग गर्नुपर्छ।
- 4 एउटै उमेर भएकी स्त्रीहरूको मोल तीस शेकेल हो। (तिमीहरू चाँदीको निम्ति अधिकारी नाप प्रयोग गर्नुपर्छ।)
- 5 पाँच वर्षदेखि बीस वर्ष पुगेको मानिसको दाम बीस शेकेल चाँदी र यही उमेरकी स्त्रीको दाम दश शेकेल चाँदी।
- 6 एक महीनाबाट पाँच वर्षसम्म पुगेको केटीको दाम पाँच शेकेल चाँदी अनि केटीको दाम तीन शेकेल।
- 7 साठौँ वर्ष अथवा बढीको पुरुषको दाम पन्ध्र शेकेल र स्त्रीको दाम दश शेकेल चाँदी हुन्छ। (चाँदीको परिणाम सरकारी परिणाम अनुसार हुनुपर्छ।)
- 8 "यदि कुनै मानिस एकदमै गरीब भए उसलाई पूजाहारीकहाँ ल्याउनु र त्यस मानिसले कति तिर्नु पर्ने निर्णय गर्नेछन्। बाँचेकाहरू अथवा बाँकी रहेका परमप्रभुको आज्ञा अवहेलना गर्दा परमप्रभुले दिनु भएको दण्डको भोगाइ र बाँचेका मानिसहरू।

परमप्रभुलाई उपहार

- 9 "केही पशुहरू परमप्रभुलाई बलि स्वरूप चढाउन सकिन्छ। यदि कुनै मानिसले तिनीहरू मध्ये एउटा पशु ल्याए त्यो पवित्र हुन्छ।
- 10 जुन पशु उसले परमप्रभुलाई चढाउने प्रतिज्ञा गरेको थियो, उसले त्यो पशु अर्को पशुसित साट्नुहुँदैन। राम्रो पशुसित नराम्रो अथवा नराम्रोसँग राम्रो पशु साट्नु हुँदैन। यदि कुनै मानिसले त्यसो गर्छ भने ती दुवै पशुहरू पवित्र हुनेछन् र ती दुवै परमप्रभुको हुनेछन्।
- 11 "कोही पशुहरू परमप्रभुको निम्ति बलिहरू चढाउन सकिँदैन यदि कुनै मानिसले त्यस्तो अपवित्र पशु परमप्रभुलाई चढाउन ल्याए, त्यो पूजाहारीकहाँ ल्याउनुपर्छ।
- 12 त्यो पशु चाहे राम्रो होस अथवा नराम्रो केही भिन्नता हुँदैन तर दाम पूजाहारीले तोक्नेछ। पूजाहारीले दाम तोकेपछि त्यो पशुको दाम त्यही रहनेछ।
- 13 यदि त्यो मानिस त्यो पशु फर्काउन चाहन्छ, उसले यसको दाममाथि अझै एक पाँचौँ अंश थप्नुपर्छ।

घरको मूल्य

- 14 "अब यदि कुनै मानिसले आफ्नो घर परमप्रभुलाई अर्पण गर्न चाहन्छ भने, पूजाहारीले त्यस घरको दाम तोक्नुपर्छ। त्यो घर गतिलो होस अथवा नराम्रो यसमा कुनै भिन्नता रहँदैन, यदि पूजाहारीले मूल्य तोकेपछि त्यही नै पक्का मूल्य हुनेछ।
- 15 यदि त्यस मानिसले त्यो घर फेरि फर्काउन खोजे उसले तोकिएको दाममा अझ पाँचौँ अंश थप्नुपर्छ र त्यो घर फेरि उसैको हुनेछ।

सम्पत्तिको मूल्य

- 16 "यदि कुनै मानिसले आफ्नो खेतको एउटा अंश परमप्रभुमा अर्पण गर्छ, तब अपिएको जमीनको अंशको दाम बीउको परिमाण अनुसार तोकिनु पर्छ जो जमीनको त्यस आदेशमा छर्न सकिन्छ। एक होमर* जौको बीउ जाने जमीनको पचास शेकेल चाँदीको दरले दाम तोक्न सकिन्छ।
- 17 यदि कुनै मानिस आफ्नो जमीन जयन्ती वर्षमा परमप्रभुलाई चढाउँछ तब यसको दाम पूजाहारीद्वारा तोकिनेछ।
- 18 तर यदि त्यस दाताले उत्सवपछि जमीन दान गर्छ भने त्यसको दाम पूजाहारीले हिसाब गरेर पक्का दाम तोक्नुपर्छ। अर्को महोत्सव वर्षसम्म कति वर्ष बाँकी रहन्छ त्यही प्रकारले उसले मूल्य तोक्नुपर्छ।
- 19 यदि त्यही दामले आफ्नो जमीन फर्काउन चाहे तोकिएको दाममा अझ एक पाँचौँ अंश थपेर लिओस तब त्यो जमीन फेरि उसको आफ्नो हुन्छ।
- 20 यदि त्यस दाताले मूल्य चुकाएर आफ्नो जमीन फर्काए भने त्यो जमीन पूजाहारीको हुन्छ। तर यदि त्यो जमीन अरु कसैले किने फेरि दामाले फर्काउन सक्नेन।
- 21 महोत्सवको वर्षमा जमीन मुक्त गरिदिन्छ। यो परमप्रभुको निम्ति पवित्र भूमि झै परमप्रभुलाई सम्पूर्ण रूपले अर्पण गरिएको हुन्छ यो सधैँको निम्ति पूजाहारीको हुनेछ।
- 22 "यदि कुनै मानिसले, आफ्नो पारिवारिक सम्पत्ति नभई कुनै उसले किनेको जमीन परमप्रभुलाई अर्पण गर्छ भने,
- 23 तब पूजाहारीले त्यो वर्षदेखि महोत्सव वर्षसम्म रहेको वर्षको हिसाबले जमीनको दाम तोकिस, तब त्यो जमीन परमप्रभुको हुनेछ।
- 24 महोत्सव वर्षमा त्यो जमीन फेरि जुन मालिकबाट दाताले किनेको थियो उसैको हुन्छ।
- 25 "कुनै चीजको दाम तोकिदा पवित्रस्थानको प्रशासनद्वारा अधिकारिक नाप अनुसार तोकिनु पर्छ। प्रशासनको विधि अनुसार एक शेकेल बराबर बीस गेराह हुन्छ।

पशुहरूको मूल्य

- 26 "मानिसहरूले परमप्रभुलाई गाई तथा भेडाहरू पनि विशेष बलिको रूपमा चढाउन सक्छन्। तर यदि चढाइने पशु माऊको प्रथम थुमा अथवा बाछा हो भने त्यो परमप्रभुकै हो। यस्तै मानिसहरूले ती पशुहरू परमप्रभुलाई विशेष बलि स्वरूप चढाउन सक्नेन।
- 27 तर यदि त्यो पहिला जन्मिएको पशु अशुद्ध छ। तब त्यस मानिसले फेरि यसलाई किनेर फर्काउनुपर्छ। पूजाहारीले त्यो पशुको दाम तोक्छ र किन्नेले त्यसमा पाँचौँ अंशको एक अंश थपेर किन्नुपर्छ। तर यदि त्यही व्यक्तिले नकिने पूजाहारीले उसले तोकिएको दाममा त्यो पशु बेच्नुपर्छ।

* 26:43: बाँचेकाहरू अथवा बाँकी रहेका परमप्रभुको आज्ञा अवहेलना गर्दा परमप्रभुले दिनु भएको दण्ड भोगाइदा मर्नेहरूको बीचबाट बाँचेका मानिसहरू।

* 27:16: एक होमर

एउटा सुक्खा नाप प्राय 7 सुक्क। † 27:16: एक शेकेल एक शेकेलमा प्राय 2.5 आउन्स।

विशेष उपहार

28 “मानिसहरूले परमप्रभुलाई विशेष उपहारहरू चढाउँछन् र यी उपहारहरू परमप्रभुको हुनेछन्। अनि किन-बेच गर्न सकिदैन। पारिवारिक सम्पत्तिका यी उपहारहरू मानिस, पशु, जमीन अनि कुनै वस्तु हुन सक्छन्।

29 यदि यस्तो विशेष उपहार मानिसको छ भने तब उसले किनेर फिर्ता ल्याउन सक्दैन र त्यसलाई अवश्यै मारुनु पर्छ।

30 “सबै बालीका अन्नहरूबाट दशांश परमप्रभुको हो, यसको अर्थ खेतीको अन्न तथा रूखका फलहरूको, दशांश परमप्रभुको हो।

31 यसर्थ यदि कुनै मानिसले त्यो अंश फिर्ता लिनु चाहन्छ भने उसले उसको दशांशको दाममा पाँच भाग अंश दाम थप्नुपर्छ अनि मात्र किन्न सक्छ।

32 “मानिसहरूको गाई तथा भेडाहरूबाट प्रत्येक दशौं पशु पूजाहारीले लिन सक्छन् किनभने प्रत्येक दशांश पशु परमप्रभुको हो।

33 त्यो छानिएको पशु असल हो अथवा होइन त्यस विषयमा त्यसको मालिकले चिन्ता गर्ने काम छैन। उसले त्यो पशु अर्को एउटासँग साट्टन सक्छ, यसो गरे ती दुइटै पशुहरू परमप्रभुका हुन्छन्। त्यो पशु किनेर फर्काउन सकिदैन।”

34 र्नि पर्वतमा परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूका निम्ति दिनु भएका आज्ञाहरू यिनै हुन्।

गन्तीको पुस्तक

मोशाले इसाएल मानिसहरूका गन्ती गर्छन्

- 1 स॒नै मरूभूमिको भेट हुने पालमा इसाएलीहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको पहिलो दिन मोशासित परमप्रभुले कुरा गर्नुभयो।
- 2 “उहाँले भन्नुभयो, तिनीहरूको परिवार र कुल समूह सहित प्रत्येक व्यक्तिको नाम लेखेर इसाएली मानिसहरूको गन्ती गर।
- 3 हास्रन र तिमीले बीस वर्ष र त्यो भन्दा वेशी उमेर भएकाहरू सेनामा जान सक्छन् प्रत्येकको गन्ती गर।
- 4 प्रत्येक कुलका एक एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ।
- 5 यी निम्न लिखित व्यक्तिहरूले तिमीलाई सहायता गर्नेछन्:

- रूबेनको कुलबाट शदेऊरका छोरा एलीस्र
 6 शिमोनको कुलबाट स्रूशैदको छोरो शल्मीएल;
 7 यहदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;
 8 इस्साकारको कुलबाट सूसारको छोरो नतनेल;
 9 जबलूनको कुलबाट हेलोनको छोरो एलीआब;
 10 यूसुफको उत्तराधिकारीहरूबाट;
 एप्रैमको कुलबाट अम्मीहदको छोरो एलीशामा
 मनशेको कुलबाट पदास्रको छोरो गमलिलेएल;
 11 बिन्यामीनको कुलबाट गिदोनीको छोरो अबीदान;
 12 दानको कुलबाट अम्मीशैदको छोरो अहीएजेर;
 13 आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;
 14 गादको कुलबाट रूपलको छोरो एल्यासाप;
 15 नमालीको कुलबाट एनानको छोरो अह्रीर।”

- 16 यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए।
- 17 तब मोशा र हास्रनले ती मानिसहरूलाई लिएर जसलाई अगुवा बनाएका थिए।
- 18 दोस्रो महीनाको पहिलो दिन तिनीहरूले सबै समुदायलाई एकै चोटी बोलाएर पुस्ता अनि तिनीहरूको सन्तानहरूको नाम दर्ता गरेर बीस र बीस भन्दा वेशी उमेरको प्रत्येक व्यक्तिको सूची तयार गरे।
- 19 परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार तिनले मानिसहरूको गन्ती स॒नै मरूभूमिमा गरे।
- 20 तिनीहरूले यस्तो प्रकारले संख्या गन्ती गरे इसाएलको प्रथम जाति रूबेन र तिनको परिवारको गणना गरे। बीस र बीस वर्ष भन्दा वेशी उमेरका व्यक्तिहरू जो सेनामा जान सक्थे तिनीहरूको नामको सूची बनाइयो। तिनीहरूको पिता-पुर्खाको कुल र परिवार अनुसार नाम दर्ता गरियो।
- 21 रूबेनको कुलबाट गन्ती गरिएको संख्या 46,500 थियो।
- 22 तिनीहरूले शिमोनको कुलबाट गन्ती गरे-बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।
- 23 शिमोनको कुलबाट 59,300 व्यक्तिको गन्ती गर्यो।
- 24 तिनीहरूले गादको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।
- 25 गादको कुलबाट 45,650 व्यक्तिको गन्ती गर्यो।
- 26 तिनीहरूले यहदाको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।
- 27 यहदाको कुलबाट 74,600 व्यक्तिको गन्ती गर्यो।
- 28 तिनीहरूले इस्साकारको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।
- 29 इस्साकारको कुलबाट 54,400 व्यक्तिको गन्ती गर्यो।
- 30 तिनीहरूले जबलूनको कुलको गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।
- 31 जबलूनको कुलबाट 57,400 व्यक्तिको गन्ती गरियो।
- 32 तिनीहरूले एप्रैमको कुल समूहबाट गन्ती गरे। (एप्रैम-यूसुफको छोरो।) बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।
- 33 एप्रैमको कुलमा गन्ती गरिएको व्यक्तिहरूको संख्या 40,500 थियो।

- 34 तिनीहरूले मनश्रो कुलका मानिसहरूको गन्ती गरे। (मनश्रो पनि यसुफका छोरा थिए।) बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
- 35 मनश्रोको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 32,200 थियो।
- 36 तिनीहरूले बिन्यामीन कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
- 37 बिन्यामीनको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 35,400 थियो।
- 38 तिनीहरूले दान कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका सबै मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गन्ती गरियो।
- 39 दानको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 62,700 थियो।
- 40 तिनीहरूले आशेर कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
- 41 आशेर कुलमा गणना गरिएका मानिसहरूको संख्या 41,500 थियो।
- 42 नप्ताली कुलका मानिसहरूको तिनीहरूले गणना गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
- 43 नप्ताली कुलमा गणना गरिएको मानिसहरूको संख्या 53,400 थियो।
- 44 मोशा, हास्रन र इस्राएलका बाह्र जना अगुवाहरूले यी मानिसहरूको गन्ती गरे। (त्यहाँ प्रत्येक कुल समूहबाट एक जना अगुवा थिए।)
- 45 तिनीहरूले बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरूको गन्ती गरे। तिनीहरू प्रत्येकको आफ्नो-आफ्नो परिवार अनुसार गणना गरियो।
- 46 तिनीहरूको जम्मा संख्या 6,03,550 थियो।
- 47 लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन।
- 48 परमप्रभुले मोशालाई भन्नुभएको थियो:
- 49 "लेवीको कुल समूहका मानिसहरूको गणना नगर्नु अथवा तिनीहरूलाई इस्राएलका अरू मानिसहरूसित नमिलाउनु।
- 50 तर तिमीले लेवीहरूलाई करारको पवित्र पाल र यसका सबै वस्तुहरू हेरचाह गर्नुका निम्ति नियुक्त गर्थौं। तिनीहरूले पवित्र पाल र यसका सबै वस्तुहरू बोक्नु पर्छ। अनि तिनीहरूले पवित्र पालको सेवा गर्नुपर्छ र तिनीहरूले उनीहरूको छाउनी यसकै वरिपरि बनाउनु पर्छ।
- 51 जब तिमीले पवित्र पाल साध्यौं लेवीहरूले यसलाई तल झार्नु पर्थ्यो जब तिमीहरू रोकिने छौं, लेवीहरूले यसलाई स्थापित गर्नु पर्थ्यो। कुनै जो विदेशी नजिक आउँछ त्यसलाई मार्नु पर्छ।
- 52 इस्राएलीहरूले आफ्नो आफ्नो दल समूह भित्र र आफ्नै झण्डाको छेउ छाउमा शिविर बनाऊन।
- 53 तर लेवीहरूले तिनीहरूका छाउनी पवित्र पालकै वरिपरि लगाउनु र यसलाई रक्षा गर्नु पर्छ ताकि करारको पवित्र पाल सुरक्षित रहोस् र परमेश्वरको रिसको प्रकोप इस्राएली समुदायमाथि नपरोस्।"
- 54 यसरी इस्राएलका मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिनु भएको सबै आज्ञाहरू पालन गरे।

2

शिविरको प्रबन्ध

- 1 मोशा र हास्रनलाई परमप्रभुले भन्नुभयो:
- 2 "इस्राएलका मानिसहरू प्रत्येकले शिविर भेट हुने पालको वरिपरि लगाउनु पर्छ अनि प्रत्येक कुल दलको आफ्नो झण्डा हुनुपर्छ र प्रत्येक मानिसले आ-आफ्नो दलको झण्डाको समीप शिविर बनाउनु पर्छ।
- 3 "यहूदा शिविर दलहरूले पूर्वतिर घाम झल्कने पट्टि आफ्नो झण्डाको मुन्तिर शिविर हाल्नु। यहूदा दलका मानिसहरूको अगुवा अम्मीनादाबका छोरा नहशोन हो।
- 4 तिनको दलमा 74,600 मानिसहरू छन्।
- 5 "तिनको समीपमै इस्राएलका परिवार दलले शिविर हाल्नु। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्।
- 6 उसको दलमा 54,400 मानिसहरू छन्।
- 7 "जबलून कुल दलले पनि यहूदा दलकै नजीकमा शिविर हाल्नु। जबलूनका मानिसहरूको अगुवा हेलोनको छोरो एलीआब हुन् र,
- 8 तिनको दलमा 57,400 मानिसहरू थिए।
- 9 "यहूदाको शिविरमा जम्मा 1,86,400 मानिसहरू खटाइएका छन्। यी सब मानिसहरू तिनीहरूका विभिन्न परिवार दलमा विभक्त भएका छन्। जब मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ सर्छन् यहूदा दल पहिला सर्नेछ।
- 10 "रूबेनको शिविरको झण्डा पवित्र पालको दक्षिणमा रहनेछ। प्रत्येक दलले आफ्नो झण्डा नजिकै शिविर हाल्नेछ। रूबेनका मानिसहरूको अगुवा शदेउरका छोरो एलीसूर हुन् र
- 11 उसको दलमा 46,500 मानिसहरू छन्।
- 12 "शिमोन कुल दलले रूबेन परिवार दलकै नजीक शिविर हाल्नेछ। शिमोनका मानिसहरूको अगुवा स्रीशददैको छोरो शलमीएल हुन्।
- 13 उसको दलमा 59,300 जना मानिसहरू छन्।
- 14 "रूबेनको मानिसहरूको नजिकै गादका मानिसहरूले पनि शिविर हाल्नेछन्। रूपलको छोरा एल्यासाप गादका मानिसहरूको अगुवा हो।
- 15 उसको दलमा 45,650 मानिसहरू छन्।
- 16 "त्यहाँ रूबेनको शिविरमा खटिएका जम्मा 1,51,450 जना मानिसहरू छन् र जब मानिसहरू एक ठाँउबाट अर्को ठाँउमा सर्छन् रूबेनको शिविर दोस्रो दल हुनेछ।

17 “लेवीहरूको शिविरसितै अरू शिविरहरूको माझमा भेट हुने पाल पनि जानेछ। तिनीहरूको जसरी आफ्नो आफ्नो झण्डामा शिविरहरू लगाइएको छ सोही क्रममा लश्करमा जान्छन्।

18 “पश्चिम पट्टिको एप्रैमको शिविर तिनीहरूकै झण्डामा हुनेछ। एप्रैमका मानिसहरूको अगुवा अम्मिहदका छोरो एलीशामा हुन।

19 उसको दलमा जम्मा 40,500 जना मानिसहरू छन्।

20 “एप्रैमका कुल दलको शिविरको नजिकै मनश्शे कुल दलको शिविर हुनेछ। यस दलको अगुवा पदास्रको छोरो गमलीएल हुन।

21 उसको दलमा 32,200 मानिसहरू छन्।

22 “बिन्यामीन कुल दलको शिविर एप्रैमको कुल दलको शिविर नजिकै रहनेछ अनि यस कुल दलको अगुवा पिदोनीको छोरो अबीदान हुन।

23 त्यहाँ जम्मा 35,400 जना मानिसहरू उसको दलमा थिए।

24 “एप्रैमको शिविरमा खटिएका मानिसहरूको संख्या 1,08,100 छ। जब शिविर हिंडछ तिनीहरू तेस्रो लश्करमा हिंड्नेछन्।

25 “उत्तर तिर भएको दानको शिविरमा भएका मानिसहरू तिनीहरूको आफ्नो झण्डा मुनि रहनेछन् अनि तिनीहरूको अगुवा अम्मीशद्वैको छोरो अहीएजर हुन।

26 उसको दलमा 62,700 जना मानिसहरू छन्।

27 “दान कुल दलको शिविर नजिकै आशेर कुल दलको शिविर रहन्छ अनि यस कुल दलको अगुवा ओक्रानको छोरो पर्गीएल हुन।

28 त्यहाँ उसको दलमा 41,500 मानिसहरू छन्।

29 “अनि आशेर कुल दलको शिविर नजिकै नामाली कुल दलको शिविर रहनेछ र तिनीहरूको अगुवा एनानको छोरो अहीरा हुन।

30 त्यहाँ उसको दलमा 53,400 मानिसहरू छन्।

31 “दान परिवार दलमा मानिसहरूको कुल संख्या 1,57,600 छ। तिनीहरू आफ्नो-आफ्नो झण्डा लिएर अन्तिम लश्करमा हिंड्नेछन्।”

32 इस्राएलीहरूको परिवार अनुसार गन्ती गरिएको मानिसहरू यिनीहरू नै हुन। गन्ती गरिए अनुसार यिनीहरूको संख्या 6,03,550 हो।

33 परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार इस्राएलीहरूसित लेवीहरूको गन्ती गरिएन।

34 यसर्थ इस्राएली मानिसहरूले मोशालाई परमप्रभुले दिनुभएको आज्ञा अनुसार प्रत्येक कुरो गरे। यसरी नै तिनीहरूले आफ्नो-आफ्नो झण्डा नजिकै शिविर बनाए अनि त्यसरी नै आफ्नो-आफ्नो वंश र परिवार अनुसार तिनीहरू लश्करमा हिंडे।

3

हास्नको परिवार-पूजाहारीहरू

1 परमप्रभुले सीन पर्वतमा मोशासंग कुरा गर्नुहुँदा हास्न र मोशाको परिवारको विवरण यस्तो थियो।

2 हास्नका दइजना छोराहरू थिए र नादाब तिनको जेठो छोरा थिए। अरू छोराहरूको नाम अबीह, एलाजार र ईतामार हो।

3 हास्नका यी छोराहरू तेलले अभिषिक्त परमप्रभुको विशेष सेवाका निम्ति पूजाहारीहरूको रूपमा नियुक्त गरिएका थिए। हास्नका यी छोराहरूलाई परमप्रभुको विशेष सेवामा नियुक्त गरिएको थियो।

4 नादाब र अबीह परमप्रभुको सेवामा रहेको समय मै अपवित्र आगो द्वारा बलिचढाएको पापले सीन मरुभूमिमा मरे। तिनीहरूको कुनै छोरो थिएन, यसकारण एलाजार र ईतामारले पूजाहारीका स्थान लिएर परमप्रभुको सेवामा लागे। तिनीहरूका बाबु हास्नको जीवन कालमा नै यस्तो घटना घयो।

पूजाहारीका सहायक लेवीहरू

5 परमप्रभुले मोशालाई भन्नुभयो,

6 “लेवी कुलका जम्मै मानिसहरूलाई ल्याऊ अनि पूजाहारी, हास्न सामुन्ने हाजिर गराऊ, तिनीहरू सबै हास्न पूजाहारीको सहयोगीहरू हुनेछन्।

7 लेवीहरूले भेट हुने पालमा आराधना गर्दा हास्नलाई र त्यहाँ आराधना गर्नु आउने सबै मानिसहरूलाई सहायता गर्नेछन्।

8 भेट हुने पालको सबै सर-समानहरूको सुरक्षा तिनीहरूले गर्नेछन् अनि त्यस पालभित्रको दायित्वपूर्ण काम गर्नेछन्।

9 “लेवीहरू सबै इस्राएलीहरूबाट चुनिएका हुन्। तिनीहरूलाई हास्न र तिनका छोराहरूको सहायकहरूको रूपमा दिनु पर्छ।

10 “हास्न र तिनका छोराहरूलाई पूजाहारी रूपमा नियुक्त गर अनि तिनीहरू बाहेक अन्य कुनै पनि व्यक्ति त्यस पवित्रस्थानमा पस्न चेष्टा गरे त्यो अवश्य मारिनु पर्छ।”

11 परमप्रभुले मोशालाई भन्नुभयो,

12 “याद राख, मैले लेवीहरूलाई इस्राएलका पहिले जन्मने मानिसहरूको सट्टामा लिएको छु। यसकारण लेवीहरू मेरा हुन् र इस्राएलका पहिले जन्मने छोराहरू मलाई दिनु पर्दैन।

13 जब तिमीहरू मिश्र देशमा थियौ, मैले मिश्रदेशका मानिसहरूका पहिले जन्मेका सबै नानीहरू मारें अनि मैले इस्राएलीहरूका पहिले जन्मेका नानीलाई मेरो नानीहरू झैं छुट्टाएँ र त्यसरी नै पहिले जन्मेका पशुहरूलाई पनि छुट्टाएँ। तिनीहरू सबै मेरो हुन् म परमेश्वर हुँ।”

14 सीन पर्वतमा परमप्रभुले मोशासित फेरि कुरा गर्नुभयो,

15 “लेवीहरूको कुलमा सबै वंश तथा परिवार समूहहरू गन्ती गर। एक महिना र यो भन्दा बेसी उमेरको सबै पुरुषहरूको गन्ती गर।”

16 परमप्रभुको आज्ञा पालन गरी मोशाले सबै लेवी मानिसहरूको गन्ती गरे।

17 लेवीका तीनजना छोराहरू थिए र तिनीहरूको नाम यस प्रकार छ गेशो, कहात र मरारी।

18 गेशोन वंशको नाम हो लिब्नी र सिमी।

19 कहात वंशको नाम अम्राम, यिसहार हेब्रोन र उज्जीएल।

20 मरारी वंशहरू हुन महली र मसी।

तिनीहरूको पिता-पुर्खाहरू अनुसार लेवीका वंशहरू यिनै हुन्।

21 लिब्नी र सिमीका वंशहरू गेशोनका हुन् र तिनीहरू गेशोनी वंशका भए।

22 एक महिना र अधिकतमा पुरुष मानिसहरू तिनीहरूका यी दुई परिवार समूहमा सबै 7,500 जना थिए।

23 गेशोनी वंशलाई पवित्र पालको पश्चिम पट्टि शिविर लगाउनु पर्थ्यो।

- 24 गेशोर्नी वंशका मानिसहरूका अगुवा लाएलको छोरो एल्यासाप थियो।
- 25 भेट हुने पालमा गेशोर्नी मानिसहरूको काम भेट हुने पाल, बाहिरी पाल, छाना र प्रवेशद्वारको पर्दाको हेरचाह गर्नु थियो।
- 26 पवित्र स्थानको आँगनको प्रवेशद्वारको पर्दा आँगनको पर्दा, पर्दाको डोरीहरू र पर्दामा प्रयोग हुने सबै समानहरू तिनीहरूको हेरचाहमा थियो। त्यो आँगन पवित्र स्थान र वेदीको वरिपरि थियो।
- 27 अमामी, यिसहार, हेब्रोन र उज्जीएल परिवार समूहहरू कहात वंशका हुन्।
- 28 यस परिवार समूह एक महिना र उँभोका पुरुषहरू 8,300 थिए। कहातीहरूलाई पवित्र स्थानमा भएको सर-समानको जिम्मावारी थियो।
- 29 कहाती परिवार समूहहरूको मानिसहरूले पवित्र स्थानको दक्षिण पट्टि तिनीहरूको शिविर टाँगे।
- 30 उज्जीएलको छोरो एलीसापान यी कहाती वंशका मानिसहरूको अगुवा थियो।
- 31 तिनीहरूको कामहरू पवित्र सन्दूक, टेबल, सामदान, वेदीहरू र पवित्र स्थानको पवित्र भाँडाहरू अनि पर्दा र पर्दासंग सम्बन्धित सबै कुराहरूको हेरचाह गर्नु थियो।
- 32 पूजाहारी हासनको छोरो एलाजार चौहि लेवीहरूको अगुवाहरूको अगुवा थियो। पवित्र स्थान हेरचाह गर्नेहरू माथि उसको नियन्त्रण थियो।
- 33 महली र मशी परिवार समूहहरू मरारी वंशका हुन्। यस वंशहरूमा एक महिना र,
- 34 यस परिवारमा एक महिना अनि त्यस माथिका सबै पुरुषहरू जम्मा 6,200 जना थिए।
- 35 मरारी परिवार समूहका मानिसहरूको अगुवाले अर्बीहेलको छोरा सूरीएलले पवित्र पालको उत्तर तिर तिनीहरूका पालहरू लगाए।
- 36 मरारीहरूलाई पवित्र स्थानको आधारहरू, यिनीहरूको बारहरू खम्बाहरू र यिनीहरूको प्रयोगमा आउने सबै सरसामानहरू हेरचाह गर्ने जिम्मावारी थियो।
- 37 वरिपरिको आँगनको खम्बाहरू, कीलाहरू, डोरीहरू, आधारहरू र यस सम्बन्धी प्रयोग गरिने कुराहरू पनि तिनीहरूको जिम्मामा थियो।
- 38 पवित्र स्थानको पूर्व पट्टि भेट हुने पालको सम्मुख घाम झल्किने पट्टि मोशा, हासन अनि तिनका छोराहरूले शिविर बसाले। इस्राएली मानिसहरूको निम्ति तिनीहरूले पवित्र स्थान इलाकाको सुरक्षा गरिरहेका थिए। कुनै पनि व्यक्ति जो पवित्र स्थानको नजीक आँउथ्यो त्यसलाई मारिन्थ्यो।
- 39 परमप्रभुको आज्ञा अनुसार मोशा र हासन द्वार गनिएका एक महिना र उँभोको उमेरका पुरुष लेवीहरूको संख्या जम्मा 22,000 थियो।

लेवीहरूले जेठो छोरोहरूको स्थान ओगटे

- 40 परमप्रभुले मोशालाई फेरि भन्नुभयो, “इस्राएली मानिसहरूको पहिले जन्मेका पुरुषहरू जो एक महिना अनि उँभोकाहरूको गन्ती गरी एउटा सूची तयार गर।
- 41 विगतमा मैले भनेको थिएँ कि इस्राएलीहरूका पहिला जन्मेकाहरूलाई म लिनेछु, तर अहिले म, परमप्रभुले इस्राएलीहरूको पहिला जन्मेको सट्टामा लेवीहरूलाई लिनेछु र इस्राएलीहरूको पहिलो पशुहरूको सट्टामा लेवीहरूकै पहिलो पशुधन लिन्छु।”
- 42 यसकारण परमप्रभुको आज्ञा अनुसार मोशाले इस्राएलका मानिसहरूको पहिला जन्मेका सबै नानीहरूको गन्ती गरे।
- 43 मोशाले एक महिना र उँभोका सबै पुरुषहरूको गन्ती गरे अनि सूचीमा 22,273 जनाको नाम थियो।
- 44 परमप्रभुले मोशालाई अझ भन्नुभयो,
- 45 “इस्राएलीहरूको अन्य मानिसहरूको सट्टामा तिमीले लेवीहरूलाई लेऊ र म अरू मानिसहरूका पशुहरूको सट्टामा लेवीहरूको लिनेछु। लेवीहरू मेरो मानिसहरू हुन्। म परमप्रभु हुँ।
- 46 22,000 लेवीहरू छन् तर अन्य परिवारको जेठा छोराहरू 22,273 हुनाले 273 जना लेवीहरू भन्दा वेशी हुन्छन्।
- 47 यी 273 जना वेशी भएका पुरुषहरूको निम्ति प्रत्येकको पाँच शेकलको हिसाबले लेऊ। (प्रशासनिक परिमाणमा एक शेकल बराबर बीस गेरा हुन्छ)। इस्राएलीहरूबाट यो चाँदी लेऊ।
- 48 त्यो पैसा हासन र तिनका छोराहरूलाई ती 273 इस्राएलीहरूको सट्टामा देऊ।”
- 49 यसकारण लेवीहरू भन्दा वेशी भएका अन्य मानिसहरूको सट्टामा मोशाले पैसा लिए।
- 50 उसले इस्राएलीहरूको पहिला जन्मेकाबाट 1,365 शेकेल चाँदी (अधिकारीहरूको नाप अनुसार) जम्मा गरे।
- 51 परमप्रभुको आज्ञा अनुसार त्यो पैसा मोशाले हासन र तिनका छोराहरूलाई दिए।

4

कहातीहरूको काम

- 1 परमप्रभुले मोशा र हासनलाई भन्नुभयो,
- 2 “लेवीहरूको बीचमा कहातीहरूको उनीहरूको वंश तथा परिवार समूहको हिसाबले गन्ती गर।
- 3 भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास वर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर।
- 4 कहातीहरूको काम भेट हुने पालमा सब भन्दा पवित्र चीजहरूको हेरचाहा गर्नु हो।
- 5 “जब इस्राएलीहरू नयाँ क्षेत्रमा सर्न तयार हुन्छन्, हासन र तिनका छोराहरूले भेट हुने पाल पर्दा तल झार्नु पर्छ अनि यसले करारको सन्दूकलाई ढाक्नु पर्छ।
- 6 तिनीहरूलाई यसमाथि नरम छाला लगाइ देऊ अनि छालालाई नीलो लगासित छोपी देऊ अनि बोक्ने ढण्डालाई यसको ठाउँमा राख्नु पर्छ।
- 7 “तिनीहरूले पवित्र टेबलमाथि निलो रङ्गको लुगा ओझ्याऊन अनि त्यसमाथि, रिकावी, धूपरोहर, बाटाहरू अनि अर्ध-बलिका कचौराहरू राख्नु, अथवा ढुँड्गा राखिदिऊन। विशेष रोजी त्यो पवित्र टेबलमा सँधै रहोस।
- 8 तिनीहरूले तिनीहरू माथि रातो लुगा ओझ्याऊन अनि त्यसमाथि फेरि नरम छालाले यसलाई छोपिदिऊन। बोक्नुको लागि प्रयोग गरिने ढण्डाहरू टेबलमा राख्नु।
- 9 “तिनीहरूले निलो लुगाले सामदान, यसको बत्तीहरू, बत्तीका सलेदोहर, मसीदानी अनि जुन भाँडाहरूबाट तेल बत्तीमा लगाइन्छ ती भाडाहरू सबै ढाकिदिनु।
- 10 त्यसपछि त्यो सामदान र यसका सबै समानहरू सील छालाको च्यादरले छोपेर तिनीहरू बोकिने ढण्डामा राख्नु।
- 11 “तिनीहरूले सुनको वेदीमाथि निलो लुगाले ढाकि दिऊन र त्यसमाथि नरम छालाको टुक्राले छोपिदिऊन अनि बोकेर ल्याइएका खम्बाहरू ठाउँमा राख्नु।
- 12 “पवित्र स्थानमा सेवा गर्दा प्रयोग गरिने वस्तुहरू तिनीहरूले लैजाऊन र एउटा निलो लुगामाथि नरम छालाको च्यादरले छोपि दिऊन र तिनीहरूलाई बोकी लैजाने ढण्डा माथि राख्नु।
- 13 “कौंसको वेदीबाट तिनीहरूले खरानी सफा गर्नु र त्यसमाथि बैजनी रंगको लुगाले ढाकुन।

14 त्यसपछि तिनीहरूले त्यस वेदीमा आराधना गर्दा प्रयोग गरिने वस्तुहरू जस्तै अंगैटी, काँटाहरू बेलचाहरू छर्कने बाटाहरू र ती सब काँसाको वेदीमाथि राख्नु। त्यसपछि तिनीहरूले त्यसमाथि नरम छालाले वेदीलाई ढाक्नु र बोक्नुको लागि प्रयोग गरिने डण्डीहरू यसको ठाउँमा राख्नु।

15 “जब हास्रन र तिनका छोराहरूले पवित्र सर-सामानहरू छोपिदिन सक्छन् तब कहाती वंशका मानिसहरूले त्यस समानहरू बोक्न शुरू गर्न सक्छन् र यसरी तिनीहरूले पवित्रस्थान स्पर्श गर्ने छैनन् नत्र तिनीहरू मर्नेछन्। भेट हुने पालको सबै सर-समानहरू कहातीहरूले नै बोक्नु।

16 “पूजाहारी हास्रनको छोरो एलाजार वतीको तेल, सुगन्धित धूप दैनिक अन्नबलि अनि अभिषेक तेलको निम्ति जिम्मावार रहनेछन्। तिनी भेट हुने पाल र त्यसभित्र भएको प्रत्येक कुराको जिम्मावार रहनेछ।”

17 परमप्रभुले मोशा र हास्रनलाई भन्नुभयो,

18 “कहातीहरूलाई लेवीहरूबाट अलग हुन नदेऊ।

19 तिमीहरूले तिनीहरूको निम्ति यस्तो गर ताकि तिनीहरू अति पवित्र स्थान नजीक जाऊन् तर नमस्र्नु। हास्रन अनि तिनका छोराहरूले कहाती मानिसहरूलाई पवित्र स्थान भित्र गएर तिनीहरूले बोक्नु पर्ने समानहरू सबै देखाइ दिऊन्।

20 यदि तिमीहरूले त्यसो गरेनौ भने ती कहाती मानिसहरू भित्र पस्छन् र पवित्र चीजहरू देख्छन् अनि तिनीहरूले केही समयको निम्ति मात्र पनि ती पवित्र चीजहरू हेरे भने तिनीहरू निश्चय मर्छन्।”

गेशोनीहरूको काम

21 परमप्रभुले मोशालाई भन्नुभयो,

22 “गेशोनी वंशका सबै मानिसहरूको आफ्नो आफ्नो परिवार र वंश अनुसार गन्ती गर।

23 सबै भेट हुने पालमा सेवा गर्न आउने तीस देखि पचास वर्ष उमेरका मानिसहरूको गन्ती गर।

24 “गेशोनी वंशका मानिसहरूले बोक्नु पर्ने र गर्नु पर्ने काम यही हो।

25 पवित्र स्थानको पर्दाहरू, भेट हुने पाल, त्यसको छाना र त्यसमाथि रहने नरम छालाको आवरण अनि भेट हुने पालको ढोकाको पर्दा तिमीहरूले बोक्नु पर्छ।

26 पवित्र स्थान वरिपरिको आँगनमा भएका पर्दाहरू, वेदीको पर्दाहरू, आँगनको द्वाराहरूका पर्दाहरू र डोरीहरू तथा पर्दामा लामे सबै सर-समानहरू तिनीहरूले बोक्नु। यी वस्तुहरूका सम्बन्धमा जे कुराहरू पनि गरिन्छ त्यसको निम्ति गेशोनीहरू मानिसहरू जिम्मावार थिए।

27 गेशोनी मानिसहरूले जे पनि गर्छन् भारी बोक्ने काम होस् अथवा अन्य काम हास्रन र तिनका छोराहरूको आदेश अनुसार गर्नेछन् र गेशोनी मानिसहरूको काम तिनीहरूले रेख-देख गर्नेछन्। यसर्थ गेशोनी मानिसहरूलाई तिनीहरूले काममा खटाऊन्।

28 गेशोनी वंशका मानिसहरूले भेट हुने पालमा गर्नु पर्ने काम थिनीहरू नै हुन् र पूजाहारी हास्रनको छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”

मरारी परिवारको काम

29-30 “मरारी वंशहरू र परिवारका मानिसहरू ज-जसले भेट हुने पालमा सेवा गरे अनि तीसदेखि पचास वर्ष उमेरका छन् तिनीहरू सबैको गन्ती गर। तिनीहरूले भेट हुने पालको निम्ति विशेष काम गर्नेछन्।

31 भेट हुने पालमा तिनीहरूले यात्राको समयमा गर्नु पर्ने कामहरू यिनै हुन् पवित्र स्थानका फल्याकहरू, त्यसका बारहरू र डण्डीहरू, खम्बाहरू अनि आधारहरू।

32 वरिपरिका आँगनका खम्बाहरू र तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सामानहरू र यी सब सामानहरूसित सम्बन्धित सर-सामानहरू तिनीहरूले बोक्नु।

33 मानिसहरूको सूचि तयार पार्नु र प्रत्येक मानिसले बोक्नु पर्ने के के हो खटाऊन्। हास्रन पूजाहारीका छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”

लेवी परिवार

34 मोशा, हास्रन अनि इझ्राएली मानिसहरूका प्रधानहरूले कहाती मानिसहरूको गन्ती गरे। तिनीहरूले तिनीहरूको वंशहरू र परिवार समूहहरूको गन्ती गरे।

35 तिनीहरूले तीसदेखि पचाससम्म उमेर भएका मानिसहरू जसले भेट हुने पालमा काम गरेका थिए तिनीहरूको गन्ती गरे। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरू दिइएको थियो।

36 कहाती परिवार समूहमा 2,750 मानिसहरू थिए अनि तिनीहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए।

37 यसर्थ यी कहाती वंशका मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरूको निम्ति खटाइयो। परमप्रभुले मोशालाई भन्नु भए अनुसार मोशा र हास्रनले गरे।

38-39 गेशोनी मानिसहरूमा पनि तीसदेखि पचास वर्ष उमेर भएका र भेट हुने पालमा काम गरेकाहरूको गन्ती गरिएको थियो। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइएको थियो।

40 यस परिवार समूहमा 2,630 मानिसहरू गनिएका थिए।

41 यी सबै मानिसहरू भेट हुने पालमा सेवारत थिए जसलाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार मोशा र हास्रनले गन्ती गरेका थिए।

42 मरारीहरू आफ्नो आफ्नो वंश तथा परिवार अनुसार गनिएका थिए।

43 तीसदेखि पचास वर्ष उमेर भएका जो भेट हुने पालको सेवामा लागेका थिए तिनीहरूको गन्ती भएको थियो अनि तिनीहरूलाई भेट हुने पालमा विशेष सेवाको निम्ति खटाइएको थियो।

44 मरारी परिवार समूहमा 3,200 मानिसहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए।

45 यसर्थ यी मरारी परिवार समूहका मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइयो। मोशा र हास्रनले मोशालाई परमप्रभुले भन्नुभए अनुसार यो गरे।

46 यसर्थ, मोशा, हास्रन र इझ्राएली मानिसहरूका नायकहरूले लेवी मानिसहरूका प्रत्येक वंश र प्रत्येक परिवार समूहको मानिसहरूको गन्ती गरे।

47 तीसदेखि पचास वर्ष उमेर भएका र भेट हुने पालमा काम गरेका सबै मानिसहरूको तिनीहरूले गन्ती गरे। तिनीहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइयो। तिनीहरूले यात्रा गर्दा भेट हुने पाल बोक्ने काम गरे।

48 तिनीहरूको कुल संख्या 8,480 थियो।

49 परमप्रभुको आज्ञा अनुसार नै मोशाले प्रत्येक मानिसको गन्ती गरेका थिए। प्रत्येक मानिसलाई उसले के बोक्नु पर्थ्यो उसलाई भनिएको थियो। यो परमप्रभुले भन्नुभए जस्तै गरिएको थियो।

5

शुद्धता विषय नियम

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
- 2 “इसाएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सेको छ, यदि कोही स्त्री मासिकधर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ।
- 3 म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरुषहरू अथवा स्त्रीहरू हुन तिनीहरूलाई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बसे ठाँउलाई अपवित्र बनाउने छैनौं।”
- 4 यसर्थ इसाएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे।

जरिवाना

- 5 परमप्रभुले मोशालाई भन्नुभयो,
- 6 “यो कुरा इसाएलका मानिसहरूलाई भन एकजना व्यक्तिले अर्को व्यक्तिमाथि नराप्नो काम गरिरहेको हुन्छ। (जब कसैले अर्को कसैमाथि अन्याय गर्छ तब उसले परमेश्वरसित पाप गरिरहेको हुन्छ।) त्यो व्यक्ति दोषी हो।
- 7 त्यसकारण उसले गरेको कुकर्म स्वीकानु पर्छ अनि उसले लागेका चीजहरूको निम्ति पूरा मोल दिनु पर्छ साथै व्यक्तिको लागि पाँच भागको एक भाग जोडनु पर्छ जसलाई उसले सताए।
- 8 तर यदि त्यो सताएको मर्यौं भने अनि उसको कोही आफन्ता छैन भने, क्षतिपूर्तिको मोल परमप्रभुको पूजाहारीलाई दिनु पर्छ। यो व्यक्तिले पूजाहारीलाई प्रायश्चित्तको निम्ति एउटा साँढे दिनु पर्छ। पूजाहारीले साँढेलाई बलिदान दिएर उसको लागि प्रायश्चित्त गर्न छ।
- 9 “मानिसहरूले पूजाहारीलाई चढाएको पवित्र उपहार पूजाहारी कै हुन्छ।
- 10 कुनै पनि व्यक्तिले चढाएको पवित्र उपहार उसैको हुन्छ तर यदि उसले पूजाहारीलाई दिएर त्यो पूजाहारीको हुन्छ।”

पत्रीमाथि पतिको शंका

- 11 परमप्रभुले मोशालाई भन्नुभयो,
- 12 “इसाएलका मानिसहरूलाई यी कुराहरू भन: एकजना पुरुषकी पत्नी त्योसंग विवाहसघाती हुन सक्छे।
- 13 तिनले तिनको पतिले चाल नपाई अर्को मानिससित संभोग गर्छ भने। त्यहाँ तिनले दूषित गरेको देखाउनलाई केही साक्षी नहोला अनि तिनका पतिले नजान्ता अनि पत्नीले पनि तिनको पाप प्रकट नगर्निन्।
- 14 तर तिनले गरेको कुकर्मको शंका तिनका पतिले गर्न सक्छ र उसको मनमा पत्नी प्रति डाह जाग्न सक्छ। उसले उसको पत्नी प्रति शंका गर्न सक्छ अनि ऊ प्रति तिनी दूषित थिइन्।

15 त्यस्तो भएको खण्डमा उसले आफ्नी पत्नीलाई पूजाहारीकहाँ लैजाओस् त्यस व्यक्तिले बलिको निम्ति एपाको दशौं हिस्सा जौको पीठो लानु पर्छ। जौको पीठो परमप्रभुको निम्ति डाही पतिले चढाएको अन्नबलि हुन्छ। त्यसमा उसले तेल हाल्नु हुँदैन अनि धूप पनि जलाउनु हुँदैन। यो अन्नबलि खाली पत्नीको दोष बाहिर देखाउन मात्र हो।

- 16 “तब पूजाहारीले त्यस स्त्रीलाई नजीक ल्याएर परमप्रभु अघि उभ्याउछ।
- 17 तब पूजाहारीले केही पवित्र पानी माटोको भाँडामा हाल्छन् र त्यस पानीमा भेट हुने पालको भुँईको धूलो हाल्छन्।
- 18 पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघाडी उभ्याएर उसको कपालको चुल्ठो खोलेर हातमा अन्नबलि राखिदिन्छन्। यो जौको पीठो उसको पति डाहीले दिएको हो। त्यही समयमा उसले आफ्नो हातले पवित्र पानी भएको माटोको भाँडा समात्छन्। त्यो पवित्र पानीले त्यस स्त्रीमाथि अनिष्ट ल्याउँछ।
- 19 “अनि पूजाहारीले त्यस स्त्री मानिसलाई कसम खुवाएर भन्छन् ‘यदि कुनै पुरुषले तिमीसित यौन सम्बन्ध नराखेको भए अनि तिमी यस पुरुषसित विवाह गरे पश्चात बिग्रेकी छैनौं भने तब यस कष्ट ल्याउने पानीले तिमीलाई कुनै नोकसान गर्ने छैन।
- 20 तर यस मानिससित विवाह गरे पश्चात पनि तिमी अन्य पुरुषसित अनैतिक सम्बन्ध राखेकी छौ भने तिमी पवित्र होइनौं।
- 21 तब पूजाहारीले त्यस स्त्रीलाई श्राप पर्ने कसम खान लाउछन् र उसले त्यस स्त्री मानिसलाई भन्छन् परमप्रभुले तिमीलाई त्यस्तो श्राप दिन्छ कि जब जब कुनै मानिसले अर्को मानिसलाई ससण्ड उसले भन्नेछ कि जुन भयङ्कर अवस्था त्यस स्त्रीलाई आईलागेको थियो।’

“यही अवस्था तँ माथि पनि आइपरोस्, किनभने तिम्रो अनैतिक कुकृतिले तिम्रो जिउ सुकेर बाँझी हुनेछौ अनि तिम्रो पेट सुनिनेछ।

22 पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेको छौ भने तिमीबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। आमेन, आमेन।’

- 23 “तब यो उसको कसम पूजाहारीले चर्ममा अथवा कागजमा लेख्नु पर्छ अनि त्यो तिलो पानीले लेखिएको अक्षरहरू मेरिदिनु पर्छ।
- 24 अनि पूजाहारीले त्यो पानी त्यस स्त्रीलाई पिउन लगाउनु पर्छ र त्यस श्राप पानी पानीले त्यस स्त्रीलाई कष्ट दिन्छ।
- 25 “तब पूजाहारीले डाही मानिसको भोजबली स्त्रीको हातहरूबाट यो वेदीमा ल्याउनु पर्छ लिएर परमप्रभुको अघि डोलाउनु पर्छ।
- 26 पूजाहारीले उसको हातहरू केही अन्नले भरिदिने छ अनि वेदीमाथि लगाउनेछ अनि त्यहाँ जलाउने छ। त्यहाँ पछि स्त्रीलाई पानी पीउन लगाउनु पर्छ।

27 जब तिनले उसलाई त्यो पानी पिलाउनेछ तब यदि त्यो स्त्री आफ्नो पतिसित अविश्वासी रहेकी छे अनि आफू अपवित्र भएकी छे भने त्यस पानीले उसलाई कष्ट गराउनेछ जस्तै त्यसले उसको जिउ सुकिजानेछ अनि पेट फुलिनेछ। त्यो पत्नी आफ्ना मानिसहरू माझमा श्राप परेको जीवन बिताउनेछे।

- 28 तर यदि त्यो स्त्री आफ्नो पतिसित विश्वासघात नगरी पवित्र रहेकी छे भने त्यो स्वभाविक रहन्छे अनि नानीहरू जन्माउन योग्यकै रहन्छे।
- 29 “यसर्थ, डाह विषयमा नियम यही हो। जब एक विवाहित स्त्री आफ्नो पुरुषको साथ बसी त्यस्तो अनैतिक क्रीडा गर्छे,
- 30 अथवा आफ्नो पत्नीको चरित्रमाथि कसैलाई शंका लाग्छ भने तब त्यस मानिसले गर्नु पर्ने कुरो यही हो। पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघि उभिनु लगाई यी सब कामहरू गर्नुपर्छ। कानुन यही हो।

31 पुरुष कुनै पापबाट निर्दोष सावित हुन्छ तर स्त्रीले भने आफ्नो पाप कर्मको दण्ड पाँउछे।”

6

नाजिरीहरू

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
- 2 “यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने।
- 3 त्यस व्यक्तिले आफूलाई दाखरस अथवा कुनै मघबाट अलग राख्नु पर्छ अर्थात् त्यो व्यक्तिले कुनै प्रकारको मघ अथवा नशालु चीज खानु अथवा पिउनु हुँदैन। अनि त्यस व्यक्तिले कुनै दाखको रस अथवा दाखको रस हालेको केही पनि खानु हुँदैन। त्यस व्यक्तिले ताजा होस अथवा सुकेको, दाख खानु हुँदैन।
- 4 जबसम्म व्यक्ति नाजिरी रहन्छ, पुरुष अथवा स्त्रीले दाखहरूको बोक्रा अथवा गेडा सम्म खानु हुँदैन।
- 5 “त्यस व्यक्तिले आफू नाजिरी भई बसेको समयमा व्यक्तिले उसको केश काट्नु अथवा खौरनु हुँदैन। आफू परमप्रभुको निम्ति अलग भई बसुञ्जेल पवित्र रहनु पर्छ र उसले आफ्नो केश लामो राख्नु पर्छ।
- 6 “जतिञ्जेल सम्म उसले आफूलाई परमप्रभुका निम्ति नाजिरी रूपमा राख्छ ऊ कुनै मुर्दाको नजिक जानेछैन।
- 7 उसको आफ्नो बाबू-आमा, दाज्यू-भाइ, दिदी-बहिनी जो पनि मरोस् मुर्दाको छेउमा जानु हुँदैन, उसले तिनीहरूको निम्ति आफूलाई अशुद्ध नबनाओस् किनभने आफ्नो परमेश्वरका निम्ति आफै नाजिरी भएको चिन्ह उसको आफ्नो शिरमा छ।
- 8 जति दिन सम्म तिनी परमप्रभुको लागि अलग रहन चाहन्छ त्यो व्यक्ति परमप्रभु प्रति पवित्र रहन्छ।
- 9 अनि यदि कोही हठात उसैको नजिकै मर्छ अनि उसलाई अशुद्ध बनाउँछ भने परमप्रभुका निम्ति पालिएको उसको कपाल सातौँ दिनमा खौरिनु पर्छ।
- 10 तब आठौँ दिनमा उसले दुइवटा ढुक्करको बच्चा अथवा दुइवटा परेवाको बच्चा भेट हुने पालको प्रवेशद्वारमा ल्याई पूजाहारीलाई दिओस्।
- 11 तब ती दुइवटा ढुक्कर अथवा परेवा पूजाहारीले एउटा पापबलिको निम्ति चढाउँछ अनि अर्को होमबलिको निम्ति चढाउँछ। उ मुर्दाको छेउमा भएर गरेको पापको निम्ति उसले त्यसको लागि प्राश्चित गर्नु पर्छ। त्यस दिन त्यस व्यक्तिले फेरि आफ्नो शिर शुद्ध पार्छ।
- 12 अनि फेरि आफूलाई परमप्रभुको निम्ति अलग राख्छ र एउटा एक वर्षको थुमा ल्याएर दोषबलिको निम्ति चढाउँछ। उसको अर्पण गरिएको कपाल अशुद्ध भएको कारण पहिले अलग बसेको समय गन्तीमा नलिनै नयाँ शुरू गर्नु पर्छ। पहिले गरेको समयमा मुर्दा स्पर्श गरी अशुद्ध भएको हुनाले उसले यस्तो गर्नुपर्छ।
- 13 “उसको अलग रहने समय समाप्त भए पछि नाजिरी भेट हुने पालको प्रवेशद्वारमा जानु पर्छ,
- 14 अनि परमप्रभुलाई एउटा उपहार चढाऊ। उसको उपहार यस्तो हुनु पर्छ

एउटा एक वर्षे निष्छोट थुमा होमबलिको निम्ति;

एउटा एक वर्षे निष्छोट भेडा पापबलिको निम्ति र

एउटा निष्छोट भेडा र एउटा निष्छोट सँढे भेडा मेल बलिको लागि चढाउनु पर्छ।

15 एक डालो मिहिन पीठोमा तेल मिसाएर बनाएको अखमिरी रोटी। यी रोटीहरूमा तेल छर्केको हुनु पर्छ।

अन्नबलि र अर्धबलि पनि यी उपहारहरूका अंश हुन।

16 “पूजाहारीले यी सबै चीजहरू परमप्रभुलाई चढाऊन र पापबलि र होमबलि चढाऊन।

17 त्यस पछि पूजाहारीले मेलबलिको निम्ति एउटा भेडा अखमिरी रोटीको डालोसित चढाऊन। पूजाहारीले आवश्यक अनुसार अन्नबलि र अर्धबलि पनि चढाऊन।

18 “अब भेट हुने पालको द्वारमा जाऊ, नाजिरीले उसको केश खौरोस् अनि यसलाई आगोमा जलाओस् जहाँ मेल बलि सेकाउध्ये।

19 “पूजाहारीले भेडाको उसिनेको कंधं र डालोबाट एउटा रोटी र एउटा फुलौरा नाजिरीको हातमा दिऊन।

20 त्यसपछि पूजाहारीले ती सब उपहारहरू डोलाउने बलिको रूपमा परमप्रभुको अर्पण डोलाऊन। मेलबलिका निम्ति चढाइएको भेडाको द्याकुलो र सोंप्रो पनि यी सब चीजहरू सहित पूजाहारीको पवित्र भाग हुन्छ। त्यस पछि त्यो नाजिरीले यो दाखरस पिउन सक्छ।

21 “यी नियमहरू नाजिरीले परिपूर्ण गने शपथ हुन। त्यस व्यक्तिले यी सब चीजहरू परमप्रभुलाई चढाऊनै पर्छ। यदि कसैले यस भन्दा अधिकको भाकल गर्छ भने तब उसले आफ्नो वचन राख्नु नै पर्छ। तर उसले यी नियमहरू नाजिरीको निम्ति राख्नु पर्छ।”

पूजाहारीले दिने आशीर्वाद

22 परमप्रभुले मोशालाई भन्नुभयो,

23 “हास्रन र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिदाँ यसो भन्नु,

24 “परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिऊन र रक्षा गर्नुन।

25 परमप्रभुको मूहार (सुखारबिन्द) तिमीहरूमाथि चम्काऊन,
अनि तिमीहरूमाथि अनुग्रह गर्नुन।

26 परमप्रभुले तिमीहरू माथि दया दृष्टि राख्नुन,
अनि तिमीहरूमा शान्ति दिऊन।”

27 यस रीतिले जब इस्राएलका मानिसहरूलाई आशीर्वाद दिदाँ हास्रन र उसका छोराहरूले मेरो नाम मानिसहरूमाथि लगाउछन् अनि म तिनीहरूलाई आशीर्ष दिनेछु।”

7

पवित्र पालमा समर्पण

1 जब मोशाले पवित्र पाल खडा गरी सके उसले यसलाई अभिषेक द्वारा परमप्रभुमा समर्पण गरे अनि पवित्र पाल, यसको वस्तुहरू, वेदी अनि यससित भएका सबै कुराहरू बनाए।

2 इस्राएलका मानिसहरूको गन्ती हुदाँ यसका जिम्मावार मानिसहरू परिवार, प्रधानहरू, र कुल नायकहरूले परमप्रभुलाई उपहारहरू चढाए।

3 तिनीहरूले 12 वटा गोस्रहरूले तानेर ल्याएको 6 वटा ढाकिएको गाडाहरू परमप्रभुका निम्ति उपहारहरू ल्याए। प्रत्येक दुईजना अर्गुवालाई तिनीहरूले एउटा गाडा र प्रत्येक अर्गुवालाई एउटा सँढे दिए। तिनीहरूले यी उपहारहरू पवित्र पालमा चढाए।

4 परमप्रभुले मोशालाई भन्नुभयो,

5 "तिनीहरूबाट यी उपहारहरू ग्रहण गर ताकि यी उपहारहरू भेट हुने पालको काममा चलाउन सकीन्छ। यी सब चीजहरू लेवीहरूले तिनीहरूको कामको सहायताार्थ प्रयोग गर्न सक्छन्।"

6 यसर्थ मोशाले ती गाहरू र गोसहरू लिएर लेवीहरूलाई दिए।

7 मोशाले गेशोनीहरूलाई तिनीहरूको कामको निम्ति दुइवटा गाडाहरू र चारवटा गोसहरू दिए।

8 तिनले चारवटा गाडाहरू र आठवटा गोसहरू पूजाहारी हासुनका छोरा इतामारको निर्देशनमा काम गर्नलाई मरारीहरूलाई दिए।

9 कहातीहरूलाई तिनले केही पनि दिएनन् किनभने तिनीहरूले गर्नु पर्ने सेवा केवल पवित्र सर-सामानहरू काँधमा बोक्नु मात्र थियो।

10 जब वेदी अभिषेक गरियो वेदीमा चढाउन प्रधानहरूले उपहारहरू ल्याए। प्रधानहरूले उपहारहरू वेदीमा ल्याए।

11 परमप्रभुले मोशालाई भन्नुभयो, "प्रत्येक दिन एकजना प्रधानहरूले तिनीहरूको उपहार ल्याऊन्।"

12 यहुदा कुलका नायक अम्मीनादाबका छोरा नहशोनले पहिलो दिन आफ्नो उपहार चढाए।

13 तिनको उपहार यस प्रकारको थियो: तिनको उपहारमा पवित्र-स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल सतरी शेकेल परिमाणको एउटा छर्कनेबाटो यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो,

14 दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

15 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे थुमा,

16 पापबलिको निम्ति एउटा बोको।

17 अनि मेलबलिको निम्ति दुइवटा गोस, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा।

18 दोस्रो दिन इसाकारका कुलनायक सआरको छोरो नतनेलले आफ्नो उपहार चढाए।

19 तिनले ल्याएको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल चाँदीको थाल, सतरी शेकेल चाँदी परिमाणको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो।

20 दश शेकेल चाँदीको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

21 होमबलिको निम्ति एउटा जवान साढे, एउटा भेडा तथा एउटा एक बर्षे थुमा,

22 पापबलिको निम्ति एउटा बोको,

23 अनि मेलबलिको निम्ति दुइवटा गोस, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। सआरको छोरो नतनेलको उपहार यस्तो थियो।

24 तेस्रो दिन हेलोनका छोरा जबलून कुलनायक एलीआबले उपहार चढाए।

25 तिनले चढाएको उपहार यस प्रकार थियो पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सतरी शेकेल ओजनको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएका थिए,

26 दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

27 होमबलिको निम्ति एउटा जवान गोस, एउटा साँढे भेडा अनि एउटा एक बर्षे थुमा,

28 पापबलिको निम्ति एउटा बोको,

29 मेलबलिको निम्ति दुइवटा गोस, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। हेलोनको छोरो एलीआबको उपहार यस्तो थियो।

30 चौथो दिन स्बेन कुल नायक सदेऊरका छोरो एलीसरले उपहार चढाए।

31 तिनको उपहार यस प्रकारको थियो: पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सतरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएको थियो,

32 दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

33 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एउटा एक बर्षे थुमा,

34 पापबलिको निम्ति एउटा बोको,

35 मेलबलिको निम्ति दुइवटा गोसहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। सदेऊरको छोरो एलीसरको उपहार यस्तो थियो।

36 पाँचौं दिन सिमोनका कुल नायक सूरिशदूदेको छोरो शलूमिएलले उपहार चढाए।

37 तिनको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सतरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएका थिए,

38 दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

39 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एउटा एक बर्षे थुमा,

40 पापबलिको निम्ति एउटा बोको,

41 मेलबलिको निम्ति दुइवटा गोस, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा सूरिशदूदेको छोरो शलूमिएलको उपहार यस्तो थियो।

42 छैटौं दिन गादका कुलनायक रूपलका छोरो एल्यासापले आफ्नो उपहार चढाए र

43 तिनको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सतरी शेकेल ओजन भएको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्कैको मसिनो पीठोले भरिएको थियो।

44 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धुपले भरिएको थियो।

45 होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे थुमा,

46 पापबलिको निम्ति एउटा बोको,

47 अनि मेल बलिको दुइवटा गोस, पाँचवटा भेडा, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमा, रूपलको छोरो एल्यासापले चढाएको बलि यिनीहरू नै हुन्।

48 सातौं दिन एषैम वंशको प्रमुख अम्मीहदको छोरो एलीशामाले उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकार थियो।

49 पवित्र स्थानमा चलाइने परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेल चाँदीको थाल, सतरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्कैको मसिनो पीठोले भरिएको थियो।

50 दश शेकेल सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

- 51 होमबलिको निम्ति एउटा जवान सौँढे, एउटा भेडा तथा एक वर्षे थुमा।
 52 पापबलिको निम्ति एउटा बोको,
 53 अनि मेलबलिको निम्ति दुइवटा गोर्, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। अम्मिहृदको छोरो एलीशामाले चढाएको बलि यिनीहरू नै हुन्।
- 54 आठौँ दिन मनश्शे कुलको नायक पदास्रका छोरो गमलीएलले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो:
 55 पवित्र स्थानमा चलाइएको ओजन अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सतरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।
 56 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
 57 होमबलिको निम्ति एउटा जवान सौँढे, एउटा भेडा तथा एक वर्षे एउटा थुमा,
 58 पापबलिको निम्ति एउटा बोको,
 59 अनि मेलबलिको निम्ति दुइवटा गोर्, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। पदास्रको छोरो गमलीएलले चढाएको बलि यिनीहरू नै हुन्।
- 60 नवौँ दिन बिन्यामीन कुलका नायक गिदोनीको छोरो अबीदानले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो।
 61 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सतरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो,
 62 दश शेकेल ओजन गरिने सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
 63 होमबलिको निम्ति एउटा जवान सौँढे, एउटा भेडा तथा एक वर्षे एउटा थुमा,
 64 पापबलिको निम्ति एउटा बोको,
 65 अनि मेलबलिको निम्ति दुइवटा गोर्हरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थुमाहरू। गिदोनीको छोरो अबीदानले चढाएका बलिहरू यिनीहरू नै हुन्।
- 66 दशौँ दिन दान कुलका नायक अम्मीशददौको छोरो अहीएजेरले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो।
 67 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल ओजन चाँदीको थाल, सतरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो,
 68 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
 69 होम बलिको निम्ति एउटा जवान सौँढे, एउटा भेडा तथा एक वर्षे एउटा थुमा,
 70 पापबलिको निम्ति एउटा बोको,
 71 अनि मेलबलिको निम्ति दुइवटा गोर्, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। अम्मीशददैनका छोरो अहीएजेरले चढाएको बलिहरू यिनीहरू नै हुन्।
- 72 एघारौँ दिन आशेर कुलका नायक ओक्रानका छोरो पर्गीएलले आफ्नो उपहार चढाए।
 73 उस द्वारा चढाएको उपहार यस प्रकार थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सतरी शेकेलको चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो।
 74 दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
 75 होमबलिको निम्ति एउटा जवान सौँढे, एउटा भेडा तथा एक वर्षे एउटा थुमा,
 76 पापबलिको निम्ति एउटा बोको,
 77 अनि मेलबलिको निम्ति दुइवटा गोर्हरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थुमाहरू। ओक्रानको छोरो पर्गीएलले चढाएको बलिहरू यिनीहरू नै हुन्।
- 78 बाह्रौँ दिन नमाली कुलका नायक एनानको छोरो अहीराले आफ्नो उपहार चढाए।
 79 तिनले चढाएको उपहार यस प्रकार थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सतरी शेकेल चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो,
 80 दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो।
 81 होमबलिको निम्ति एउटा जवान सौँढे, एउटा भेडा तथा एक वर्षे एउटा थुमा,
 82 पापबलिको निम्ति एउटा बोको,
 83 अनि मेलबलिको निम्ति दुइवटा गोर्हरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थुमाहरू। एनानको छोरा अहीराले चढाएको बलि यिनीहरू नै हुन्।
- 84 मोशाले वेदी अभिषेक गरेको समयमा इस्राएली मानिसहरूका कुल नायकहरूले चढाएका उपहार यिनीहरू नै थिए। बाह्रवटा चाँदीको थाल, बाह्रवटा चाँदीको भाडा, बाह्रवटा सुनको ठूलो धूपौरो।
 85 प्रत्येक चाँदीको थालको ओजन एकसय तीस शेकेल अनि प्रत्येक चाँदीको भाँडाको ओजन सतरी शेकेल थियो। भाँडा-कुँडाहरूको जम्मै चाँदीको तौल पवित्र स्थानको शेकेलको तौल बमोजिम 2,400 शेकेल थियो।
 86 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार, बाह्रवटा सुनको धूपौरोहरूको ओजन एउटाको दश शेकेल गरि जम्मा एक सय बीस शेकेल थियो।
 87 होमबलिको निम्ति चढाइएका पशुहरू जम्मा बाह्रवटा जवान गोर्, बाह्रवटा एक वर्षका पाटा भेडा, तिनीहरूलाई चाहिने अन्नबलि सहित बाह्रवटा थुमाहरू र पापबलिको निम्ति बाह्रवटा बोकाहरू थिए।
 88 मेलबलिको निम्ति चढाइएको पशुहरूको जम्मा संख्या-चौबिसवटा गोर्, साठीवटा भेडा, साठीवटा बोका र साठीवटा एक वर्षे थुमा थिए। वेदी अभिषेक गरिएको समयमा चढाइएको उपहारहरू यी नै हुन्।
- 89 परमेश्वरसित कुरा गर्न जब मोशा भेट हुने पालभित्र गए, करारको सन्दर्भमाथिको कृपा-आसनमा दुईजना कर्ब स्वर्गदूतहरूको माइजबट परमेश्वरले तिनीसग बोलीरहेको आवाज सुने। यसरी परमेश्वरले तिनीसित कुरा गर्नुभयो।

8

सामदान

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
- 2 “हास्रनलाई भन जब तिमी बर्तीहस्र जलाउँछौ, सातबाट बर्तीहस्रले सामदानको अधिको क्षेत्रमा प्रकाश पार्नु पर्छ।”
- 3 यसकारण हास्रनले यसै गरे। हास्रनले बर्तीहस्र ठीक ठाँउमा राखेर ठीक दिशा तिर फर्काए ताकि सामदान अधिको क्षेत्रलाई ती बर्तीहस्रले उज्जयालो पार्न सकोस। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा तिनले पुरा गरे।
- 4 सामदान यस प्रकारले बनिएको थियो: सामदान सुन पिटेर बनाइएको थियो अनि यो यसको बैठकदेखि फूलहरू सम्म पिटिएको थियो। त्यो सामदान त्यही ढाँचामा बनिएको थियो परमप्रभुले जुन मोशालाई देखाउनु भएको थियो।

लेवीहरूको समर्पण

- 5 परमप्रभुले मोशालाई भन्नुभयो,
- 6 “इसाएलका अरू मानिसहरूबाट लेवीहरूलाई छुट्याऊ अनि ती लेवीहरूलाई शृद्ध पार।
- 7 तिनीहरूलाई शृद्ध पार्नको निम्ति तिमीले यसो गर्नुपर्छ तिनीहरू माथि शृद्धीकरणको पानी छर्किदेऊ र त्यस पानीले तिनीहरूलाई शृद्ध तुल्याउँछ। त्यसपछि तिनीहरूले आफ्नो शरीरको सम्पूर्ण रौं काट्न अनि आफ्नो लुगाहरू धुऊन र तिनीहरू यसरी शृद्ध हुन्छन्।
- 8 “तिनीहरूलाई जवान गोरू तिनीहरूको बथानबाट ल्याउन देऊ अनि यसको मसिनो पीठो तेलसित मिसाएको अन्वबली ल्याउन देऊ त्यसपछि तिमीले अर्को एउटा बथानबाट जवान गोरू पापबलिका निम्ति ल्याउनु पर्छ।
- 9 त्यस पछि तिमीले ती लेवीहरूलाई भेट हुने पालको अघि ल्याउनु र इसाएलको सबै जातिका मानिसहरूलाई भेला गर।
- 10 जब तिमीले लेवीहरूलाई परमप्रभुको अघि ल्याउँछौ इसाएलको सबै मानिसहरूले तिनीहरू माथि आफ्नो हात राख्नु पर्छ।
- 11 हास्रनले लेवीहरूलाई परमप्रभु अघि इसाएलका मानिसहरूको विशेष उपहारको रूपमा अर्पण गर्छन् अनि तिनीहरूले परमेश्वरका सेवा गर्नेछन्।
- 12 “लेवीहरूले तिनीहरूको हात बहको टाउको माथि राख्नुपर्छ र एउटा बहर पापबलिको निम्ति चढाउनु पर्छ र अर्को चाँहि लेवीहरूको प्रायश्चित्तका निम्ति परमप्रभुलाई होमबलिको निम्ति चढाउनु पर्छ।
- 13 यसरी पूजाहारी हास्रन र तिनका छोराहरूको सहायताको निम्ति तिमीले लेवीहरूलाई नियुक्त गर र त्यसपछि लेवीहरूलाई तिमीले परमप्रभुको निम्ति विशेष उपहार स्वरूप चढाऊ।
- 14 तिमीले तिनीहरूलाई इसाएलका अरू मानिसहरूबाट छुट्याउनु पर्छ कारण लेवीहरू मेरा हुनेछन्।
- 15 “तिमीले तिनीहरूलाई शृद्ध पारेर विशेष उपहार स्वरूप अर्पण गरे पछि तिनीहरू भेट हुने पालमा सेवा गर्न उपयुक्त हुनेछन्।
- 16 बिगतमा मैले इसाएली मानिसहरूलाई तिनीहरूबाट जन्मेका पहिलो पुत्रहरू मलाई दिउन भनी मागेको थिए। तर अहिले इसाएली मानिसहरूबाट पहिले जन्मेको छोराहरूको सट्टामा म लेवी मानिसहरूलाई लिइरहेकोछु। इसाएली मानिसहरूले मलाई लेवी मानिसहरू दिनेछन्। मैले तिनीहरूलाई मेरो लागि लिएको छु।
- 17 इसाएलमा जन्मने प्रत्येक जेठो मेरो हुनेछ चाहें त्यो मानिस होस् अथवा पशु, यसमा कुनै फरक पर्दैन। किन? किनभने मिश्र देशमा मैले प्रत्येक जेठो नानी र पशु मारेकोछु, अनि मेरो आफन्त बनाउनको निम्ति प्रत्येक जेठो छोरोलाई रोजे।
- 18 तर अब म तिनीहरूको सट्टामा लेवी मानिसहरू लिन्छु। इसाएलमा अन्य जातिको परिवारहरूबाट जन्मेका जेठो छोराहरूको सट्टामा म लेवीहरूलाई ग्रहण गर्नेछु।
- 19 इसाएलका सबै मानिसहरूबाट मैले लेवी मानिसहरूलाई चुनें अनि हास्रन र तिनका छोराहरूलाई भेटी स्वरूप दिएं। तिनीहरूले इसाएलका सबै मानिसहरूको सेवा गर्छन् जो भेट हुने पालमा आराधनाको निम्ति आउँदथे। तिनीहरूले इसाएलको सबै मानिसहरूका निम्ति प्रायश्चित्त गर्नेछन्। तब पवित्र स्थान नजिक आँउदा इसाएली मानिसहरूका निम्ति कुनै प्रकारको रोग अथवा कष्ट आई पर्ने छैन।”
- 20 त्यसकारण, लेवीहरूका विषयमा परमप्रभुको आज्ञासित राजी भए मोशा, हास्रन अनि इसाएलका सबै मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिएका त्रै प्रत्येक कुरा पालन गरे।
- 21 लेवीहरूले नुहाएर तिनीहरूको लुगाहरू धोए, हास्रनले तिनीहरूलाई परमप्रभुको अघि विशेष उपहार स्वरूपमा अर्पण गरे अनि लेवीहरूका निम्ति प्रायश्चित्त गराएर तिनीहरूलाई सफा बनाए।
- 22 त्यसपछि लेवी मानिसहरू भेट हुने पालमा सेवा कार्य गर्न आए। हास्रन र तिनका छोराहरूले तिनीहरूको हेरचाह गर्थे अनि हास्रन र तिनका छोराहरू तिनीहरूको कामको जिम्मावारी थिए। परमप्रभुले मोशालाई जस्तो भन्नुभएको थियो हास्रन र तिनका छोराहरूले त्यसरी नै कार्यहरू गरे।
- 23 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
- 24 “यो लेवीहरूको नियम निम्ति हो। प्रत्येक लेवीहरू जो पच्चीस वर्षका अनि माथिका छन्। तिनी सबै भेट हुने पालको सेवामा भाग लिन आउनु पर्छ।
- 25 तर जब कुनै लेवी मानिस पचास वर्ष भन्दा बेशी उमेरको हुन्छ उसले त्यहाँ फेरि काम गर्नु पर्दैन र उसले भेट हुने पालको सेवा कार्यबाट अवकाश लिन्छ।
- 26 पचास वर्ष अथवा त्यो भन्दा अधिक उमेरका मानिसहरूले भेट हुने पालको सेवा कार्यमा तिनीहरूका दाय्यु-भाइहरूलाई सहायता गर्नु सक्छन्। तर तिनीहरूले भारी काम गर्नु हुँदैन। यस्तो प्रकारले तिमी लेवीहरूलाई काममा खटाउनु पर्छ।”

9

निस्तार चाड

- 1 इसाएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो वर्षको पहिलो महीनामा सँनि पहाडको मरूभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो,
- 2 “इसाएलका मानिसहरूले तोकिएको दिन निस्तार चाड मान्नु पर्छ।
- 3 तिमीहरूले यस चाडलाई यसै महिनाको चौधौं दिनको गोधुली समयमा मान्नु पर्छ। तिमीहरूले सबै नियम र विधि-विधानहरू पालन गरेर यो चाड मनाउनु पर्छ।”
- 4 यसर्थ मोशाले मानिसहरूलाई निस्तार पर्व मनाउन लगाए।
- 5 तिनीहरूले पहिलो महीनाको चौधौं दिन गोधुली वेलामा सँनिको मरूभूमिमा निस्तार चाड मनाए। इसाएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनु भए बमोजिम नै मनाए।
- 6 तर केही मानिसहरूले त्यस दिन निस्तार चाड मनाउन सकेनन् कारण तिनीहरूले मान्छेको लाश छुएका थिए। यसर्थ ती मानिसहरू त्यस दिन मोशा तथा हास्रन भएकहाँ गए।

- 7 ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोए अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएन। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं र अब हामीले के गर्नु पर्ने हो।”
- 8 मोशाले तिनीहरूलाई भने, “यस विषयमा परमप्रभुले के भन्दै हुनेछ म उहाँलाई सोध्छु।”
- 9 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
- 10 “इसाएलका मानिसहरूलाई यसो भन। यो नियम तिनीहरू र तिनीहरूका भावी सन्तानहरूका निम्ति हो। यदि कसैले एउटा मुर्दालाई छुन्छ अनि अपवित्र हुन्छ अथवा कोही टाडा गएका छन् यस्तो दुवै अवस्थामा पनि उसले यो निस्तार चाड मनाउनु पर्छ।
- 11 तिनीहरूलाई यो चाड दोस्रो महीनाको चौथो दिनको गोशुली बेलामा मनाउन देऊ। तिनीहरूले थुमासित अखमरि रोटी र तीतो साग खानु पर्छ।
- 12 तिनीहरूले चढाएको निस्तारबलि भोलिपल्ट बिहानसम्म त्यसबाट केही बाँकी नराख्न र त्यसको कुनै हड्डी नभाँच्नु। सबै निस्तार चाडको नियम अनुसार तिनीहरूले मान्नु।
- 13 तर यदि कुनै मानिस शुद्ध छ अनि टाडा पनि गएको छैन अनि अन्न उसले निस्तार चाड मनाउँदैन भने, रातको समयमा उसले परमप्रभुलाई बलिदान नचढाएको खण्डमा उसलाई उसको मानिसहरूबाट बहिष्कार गर्नु पर्छ। त्यस्तो व्यक्तिले उसको पापको निम्ति दण्ड पाउनेछ।
- 14 “यदि कुनै विदेशी तिमीहरूसित स्थायी रूपले बसोबास गरिरहेको छ अनि उसले पनि निस्तार चाड मनाउन चाहन्छ भने उसले मनाउन सक्छ, तर त्यस व्यक्तिले निस्तार चाडको नियम पालन गर्नु पर्छ। त्यो प्रत्येकको निम्ति नियम हो।”

आगो र बादल

- 15 पवित्र वास स्थान, करारको पाल खडा गरेको दिन परमप्रभुको बादलले त्यसलाई ढाक्यो। पवित्र स्थान माथिको बादल राती आगो जस्तो देखियो।
- 16 सब समय त्यो बादल पवित्र पालमाथि रह्यो र राती चाँहि त्यो बादल आगो जस्तो देखिन्थ्यो।
- 17 जब पालमाथिको बादल सर्थ्यो इस्राएली मानिसहरू पनि हिँड्थे र जब बादल पालमाथि अडिन्थ्यो ती मानिसहरूले त्यही शिविर हाल्थे।
- 18 जब परमप्रभुले आज्ञा गर्नु भयो मानिसहरू हिँडे र जब वहाँले आज्ञा दिनुभयो मानिसहरू हिँडन बन्द गरे र तिनीहरूले छाउनी स्थापित गरे। जबसम्म पवित्र पालमाथि बादल रहन्थ्यो मानिसहरू छाउनी भित्र रहन्थे।
- 19 कोही समय बादल पवित्र पालमाथि लामो समयको निम्ति रहन्थ्यो। इस्राएलीहरूले परमप्रभुको आज्ञा पालन गरेर कतै सँदैन थिए।
- 20 कहिले काही बादल पवित्र पाल माथि केही दिनको लागि रहन्थ्यो। परमप्रभुको आज्ञामा तिनीहरू छाउनी बसाल्थे र परमप्रभुके आज्ञामा तिनीहरू सर्थे।
- 21 अनि कोही बेला साँझदेखि बिहान सम्मै अडिन्थ्यो, र बिहान बादल सरे पछि तिनीहरू पनि हिँड्थे।
- 22 दुई दिन, एक महिना अथवा पूरे एक वर्ष बादल पवित्र स्थानको पाल माथि अडिरेहो इस्राएलको मानिसहरूको शिविर पनि त्यही रहन्थ्यो र कतै सँदैनथ्यो। तर जब त्यो बादल सर्थ्यो इस्राएलका मानिसहरू पनि यात्रा शुरू गर्थे।
- 23 परमप्रभुको आज्ञा अनुसार तिनीहरूले शिविर हाले अनि परमप्रभुके आज्ञा अनुसार यात्रा शुरू गरे। मोशालाई तिनीहरूले परमप्रभुको आज्ञा पालन गरे।

10

चाँदीका तुरहीहरू

- 1 परमप्रभुले मोशालाई भन्नुभयो:
- 2 “दुइवटा तुरहीहरू बनाऊ। चाँदी पिटेर तुरहीहरू बनाऊ। यी तुरहीहरू मानिसहरूलाई एक साथ भेला गराउनु तथा कति बेला छाउनीबाट यात्रा शुरू गर्नु पर्ने शंकेतको निम्ति प्रयोग गरिनेछ।
- 3 यदि दुवै तुरहीहरू लामो तानेर बजाइयो भने सबै मानिसहरू भेट हुने पालको प्रवेशद्वारमा भेला हुनेछन्।
- 4 तर जब एउटा मात्र तुरही लामो बजाइन्छ तब केवल कुलनायकहरू मात्र तिमीलाई भेट्न आउनेछन्। ती प्रमुखहरू इस्राएलका बाह्र कुल समूहका हुन्।
- 5 “जब तिमीहरूले तुरही बजाएर जागरन ध्वनी दिन्छौ, पूर्वमा छाउनी बनाउने मानिसहरूले यात्रा शुरू गर्ने छन्।
- 6 जब तिमीहरूले दोस्रो पल्ट तुरहीको सूक्ष्म ध्वनी दिन्छौ दक्षिणका छाउनीमा रहेकाहरूले यात्रा शुरू गर्छन्। तिनीहरूले यात्रा शुरू गराउँदा चेतावनीको तुरही बजाउनुपर्छ।
- 7 तर जब तिमीहरू मानिसहरूलाई भेला गराउँछौ भने तुरही दीर्घ फुक्नु पर्छ तर चेतावनी ध्वनि नदेऊ।
- 8 हासनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ।
- 9 “अनि जब तिमीहरू आफ्नो भूमिमा तिमीहरूलाई आक्रमण गर्ने तिमीहरूको शत्रुको विरुद्धमा युद्ध गर्न जान्छौ, तिमीहरूले चेतावनी दिने तुरही बजाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू प्रति ध्यान दिनुहुनेछ। अनि उहाँले तिमीहरूको रक्षा गर्नुहुनेछ।
- 10 तिमीहरूको हँषको दिन, तिमीहरूको औसीका चाडहरूका दिन तिमीहरूले होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनु पर्छ। परमप्रभुको स्मरण गर्नु तिमीहरूको निम्ति यो एउटा विशेष तरिका हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हूँ।”

इसाएलका मानिसहरूले उनीहरूको शिविर सार्छन्

- 11 मानिसहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको बिसौ दिनमा साक्षीको पवित्र पालबाट बादल सर्थ्यो।
- 12 यसकारण इस्राएलका मानिसहरूले सीने मरुभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरुभूमिमा आइपुग्दा त्यो बादल अडियो।
- 13 यसर्थ मानिसहरूले यात्रा शुरू गरेको यही पहिलो पल्ट थियो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले यात्रा गर्दथे।
- 14 यहदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए।
- 15 इसाकारको कुलको अगुवाई सआरका छोरो नतनेलले गरेका थिए।
- 16 अनि त्यसपछि जबलून कुलको दल आए र यस दलहरूका नायक हलोनका छोरो एलीआब थिए।
- 17 त्यसपछि पवित्र पाल उठाइयो अनि गेशोनी र मरारी कुलका मानिसहरूले त्यो पाल बोके। यसर्थ यस परिवारका मानिसहरू दोस्रो पक्तिमा आए।
- 18 त्यसपछि स्बेन कुलका मानिसहरूले आफ्नो झण्डा लिएर यात्रा शुरू गरे। पहिलो दल स्बेनके कुलबाट थियो। शेदेजरको छोरो एलीसूर यस दलहरूको नायक थिए।
- 19 त्यसपछि शिमोन कुलका मानिसहरू थिए। यस दलहरूका नायक सरीशददैका छोरो सलुमीएल थिए।
- 20 अनि त्यसपछि गाद कुलका मानिसहरू आए अनि यस दलहरूका नायक रूपेलाका छोरो एल्यासाप थिए।

- 21 त्यसपछि कहात कुलका मानिसहरू आए। तिनीहरूले पवित्र-स्थान भित्रको समान बोकेका थिए। तिनीहरू यस्तो समयमा आइपुगे कि त्यस समयमा अन्य मानिसहरूले नयाँ शिविरमा पवित्र पाल खडा गरी सकेका थिए।
- 22 त्यसपछि एप्रैमको शिविरका दलहरू आफ्नो झण्डा लिएर अघि बढे। अम्मीहदको छोरो एलीशांमा दलहरूको नेतृत्वमा थिए।
- 23 पदासूका छोरो गमलीएल मनशेशे कुलका दल नायक थिए।
- 24 त्यसपछि गिदोनीका छोरो अबीदान बिन्यामीन दल समूहका नायक थिए।
- 25 अन्तमा दान कुल समूहका मानिसहरू तीन दलहरूमा आफ्नो झण्डा लिएर अघि बढे। यसमा पहिलो दलहरू दान कुलका मानिसहरू थिए। यस दलहरूको नायक अम्मीशददैका छोरो अहीएजेर थिए।
- 26 त्यसपछि ओक्रानको छोरो पगीएल आशेर कुल समूहका दल नायक थिए।
- 27 त्यसपछि नमाली कुल समूहका मानिसहरू अघि आए अनि यस दलहरूको नायक एनानका छोरो अहीरा थिए।
- 28 यसरी नै इस्राएलका मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ बसाँई सरे थिए।
- 29 मोशाले आफ्नो ससुरा रूपल मिघानीको छोरो होबाबलाई भने, “परमेश्वरले हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नु भएको ठाँउमा हामी जाँदैछौं, हामीसितै आउनुहोस्, हामी तपाईंलाई राम्रो गर्नेछौं। परमप्रभुले इस्राएलका मानिसहरूको निम्ति राम्रो चिजहरू दिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।”
- 30 तर होबाबले उत्तर दिए, “होइन म तिमीहरूसित जान्नु, म आफ्नो देश र मानिसहरूकहाँ जान्छु।”
- 31 तब मोशाले भने, “तपाईंले हामीलाई नछाड्नु होस्। तपाईं हाम्रो पथ प्रदर्शक बन्न सक्नु हुन्छ कारण मरुभूमिको विषयमा हामीले भन्दा बेशी तपाईंले जान्नुहुन्छ।
- 32 यदि तपाईं हामीसित हिडनु भए परमप्रभुले हामीलाई दिनु भएको असल चीजहरू बाँड्नेछौं।”
- 33 होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिडे।
- 34 परमप्रभुको बादल प्रत्येक दिन तिनीहरू माथि नै रहन्थ्यो अनि प्रत्येक बिहान जब तिनीहरू शिविरबाट यात्रा शुरू गर्थे बादलले तिनीहरूलाई अगुवाई गर्थ्यो।
- 35 शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सधैं भन्थे,

“हे परमप्रभु! उठ्नुहोस्,

तपाईंको शत्रुहरू छरपष्ट होउन्।

तपाईंका शत्रुहरू तपाईं देखि भाग्न्।”

36 अनि जब पवित्र सन्दूकलाई त्यसको ठाँउमा राखिन्थ्यो, सधैं मोशाले भन्थे,

“हे परमप्रभु, इस्राएलका हजारौं-हजारौं मानिसहरू भएको ठाँउमा आउनु होस्।”

11

मानिसहरूको नालिश

- 1 जब मानिसहरूले परमप्रभु अघि एकदमै गनगनाउन थाले, परमप्रभु त्यो सुनेर उहाँ क्रोधित हुनु भयो र तिनीहरूको विरुद्धमा आगो पठाउनु भयो। अनि त्यस आगोले छाउनीको केही किनाराहरू पनि जलायो।
- 2 मानिसहरूले मोशालाई सहायता मागे अनि मोशाले परमप्रभुको प्रार्थना गरेर आगो निभाए।
- 3 यसर्थ मानिसहरूले त्यस ठाँउको नाम तबेरा राखे कारण परमप्रभुबाट उत्पत्ति भएको आगोले तिनीहरू कतिलाई पोलेको थियो।
- सत्तरी बढा-प्रधानहरू
- 4 इस्राएलीहरूसंग रहेको विदेशीहरूको एउटा दलले मासु खान साह्रै इच्छा गरे चाडै सबै इस्राएली मानिसहरूले पनि मासुको लागि गनगनाउन थाले। ती मानिसहरूले विलाप गरेर भने, “हामीलाई मासु खानु कसले देला?”
- 5 हामीले मिश्रमा हुँदा बिना मृत्यु माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसुनहरूको सम्झना आँउछ।
- 6 तर अहिले हामीले भोक नै हरायौं। मन्न बाहेक केही खानेकुरा देख्दैनौं।”
- 7 देख्दा मन्न धनियाको मसिनो दाना जस्तो हुन्छ र यसको रंग रूखको चोप जस्तो देखिन्छ।
- 8 मानिसहरूले मन्न बटुलेर ढुङ्गाले पिथ्थे र भाँडामा पकाउँथे अथवा यसलाई थूलो पारेर फुरौलो बनाउँथे। यसको स्वाद भद्राक्षको तेलमा पकाएको फुलौरोको जस्तो थियो।
- 9 जब राती भँइ शीतले भिज्छ मन्न भँइमा झथ्यो।
- 10 प्रत्येक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा बसेर गनगनाई रहेका थिए। यसले परमप्रभुलाई अत्यन्तै रीस उठायो अनि मोशा पनि दुःखीत भए।
- 11 मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन कष्ट दिनु भयो? मैले तपाईंलाई किन सन्तुष्ट पार्न सकिन जसले गर्दा यी मानिसहरूको जिम्मावारी म माथि थपनु भयो?”
- 12 के मैले गर्भ धारण गरेर यी मानिसहरूलाई जन्माएको हुँ र? तपाईंले यिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको भूमिमा एउटी रोमी-सेविकाले नानी बोकेर हिडे झैं यी मानिसहरूलाई छातीमा राखेर लैजानु भन्नुहुन्छ।
- 13 जब यी मानिसहरू हामीलाई मासु खान दिनु भन्दै मसंग रुन्छन्, ‘त मैले यिनीहरूलाई ख्वाउने मासु कहाँ पाउनु?’
- 14 यी मानिसहरूको हेरचाह गर्न म अफि योग्य छैन कारण ममाथि जिम्मावारी एकदमै बेशी भयो।
- 15 यदि तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ र तपाईंले मलाई मन पराउनु हुन्छ भने बरु मलाई मारिदिनेस ताकि मैले आफ्नै कष्ट भोग्नु पर्दैन।”
- 16 परमप्रभुले मोशालाई भन्नुभयो, “सत्तरी जना बढा-प्रधानहरूलाई जम्मा गर जसलाई तिमीले बढा-प्रधानहरू अनि मानिसहरूको अगुवा जस्तै सम्मान गरेका छौ अनि तिनीहरूलाई म भए कहाँ भेट हुने पालमा ल्याऊ।

17 अनि म तल आएर त्यहाँ तिमीसंग कुरा गर्नेछु। अनि तिमीमा भएको केही शक्तिको आत्मा लिनेछु र यसलाई तिनीहरूमाथि हाली दिनेछु। अनि तिनीहरूले पनि तिमीहरूसित मानिसहरूलाई डोर्याउने भारहरू लिन सहायता गर्नेछ, ताकि तिमी एकलै त्यो सबै सहनु पर्दैन।

18 “अनि मानिसहरूलाई भन तिमीहरूले आफैलाई पवित्र बनाएर राख भोलि तिमीहरूले मासु खानेछौ। ‘हामी मासु खान चाहन्छौ! हाम्रो लागि मिश्रमा नै राम्रो थियो।’ भनी तिमीहरू रोएको परमप्रभुले सुन्नु भएको थियो। यसर्थ अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र खान सक्ने छौ।

19 तिमीहरूले एक दिन, अथवा दुई दिन, अथवा पाँच दिन मात्र होइन दश दिन अथवा बीस दिन भन्दा बढी मासु खानेछौ।

20 तिमीहरूले महीना भरि मासु खाने छौ। तिमीहरूले मासु खाने छौ जब सम्म तिमीहरू यसको लागि बिभार हुनेछौ। तिमीहरूलाई यस्तो हुनेछ किनभने तिमीहरूले परमप्रभुको विरुद्ध आरोप लगायो। परमप्रभु तिमीहरूको माझमा रहनुहुन्छ अनि तिमीहरूलाई के आवश्यक छ जान्नु हुन्छ। तर रोयो अनि उहाँलाई आरोप लगायो तिमीहरूले भन्यो, ‘हामी किन मिश्रमा सदा रहनेौ?’”

21 तब मोशाले भने, “अहिले मसित पैदल हिडने 600,000 मानिसहरू छन् अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई पुरै एक महीना मासु खान दिन्छु।’

22 के यी सबै भेडा तथा बाख्राको बगाल तथा गाई-गोरूको बथान मार्दा पनि तिनीहरूको निम्ति प्रयास हुन्छ र? के समुद्रका सबै माछाहरू मारे पनि तिनीहरूको निम्ति प्रयास हुन्छ र?”

23 परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति सीमित छ? अब तिमीले देखेछौ मैले भनेको कुरो तिमीले पाउनेछौ कि छैनौ।”

24 यसकारण मोशा बाहिर आए अनि परमप्रभुले तिनलाई भन्नु भएको कुरा मानिसहरूलाई भने। अनि इस्राएलका बढा-प्रधानहरूबाट सत्तरी जना भेला परेर तिनीहरूलाई पालको वरिपरि उभ्याए।

25 तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बढा प्रधानहरू माथि हालि दिनु भयो तिमीहरूले अगमवाणी बोलन शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि।

26 त्यहाँ छाउनी भित्र दुईजना व्यक्ति एलदाद र मेदाद थिए। तिनीहरूको नाम 70 जना बढा प्रधानहरूको सूचीमा हालिएको थियो। तर तिनीहरू छाउनी बाहिर गएका थिएनन्। तापनि आत्मा तिनीहरूमाथि पनि आयो र तिनीहरूले अगमवाणी गरे।

27 एकजना जवान मानिस मोशा कहाँ दाय्रै आएर भन्यो, “छाउनीमा एलदाद र मेदादले अगमवाणी गरिरहेका छन्।”

28 युवावस्थाबाट नै मोशाको सहायक रहेको ननुका छोरो यहोशले तिनलाई भन्यो, “हे परमप्रभु! तिनीहरूलाई रोक्नु होस्।”

29 तर मोशाले उसलाई भने, “के तिमी मेरो डाह गर्छौ? म इच्छा गर्छु कि परमप्रभुले उहाँको आत्मा सबै मानिसहरूलाई आफ्नो हुनेछ यसकारण सबै अगमवक्ताहरू हुन सक्नु।”

30 त्यसपछि मोशा अनि सबै इस्राएलका बढा-प्रधानहरू छाउनीमा फर्के।

बढाई चराहरू आउँछन्

31 परमप्रभुबाट बतास चलन थाल्यो र समुद्रबाट बढाई चराहरू ल्याएर छाउनीको वरिपरि छरिदियो। यसरी ती बढाईहरू यति बिचन थिए कि तिनीहरू बाटोमा एकजना मानिसले दिन भरिमा हिडी सक्ने लम्बाईमा र जमीनदेखि तीन फुट बाक्लो थियो।

32 तिनीहरूले दिन अनि रात भरि बढाई चरा बटुले अनि सब भन्दा कम्ती बटुलेले पनि पुग नपुग दश होमर बटुल्यो। मानिसहरूले घाममा मासु सुकाउन छाउनी वरिपरि फिजाए।

33 यद्यपि तिनीहरूको दाँतले मासु चपाउँदै थिए र तिनीहरूले यो खाई सक्नु अघि परमप्रभु तिनीहरूसित अतिनि क्रोधित हुनुभयो र परमप्रभुले तिनीहरूमाथि डर लाग्दो हैजा फैलाइदिनु भयो।

34 यसकारण त्यस ठाँउको नाम किन्नोथ-हतावा राखियो किन भने तिनीहरू मासु खान धेरै लालची भएका थिए र हैजाले तिनीहरू मरे।

35 किन्नोथ-हतावाबाट हसेरोत तिर लागे जहाँ तिनीहरू बास बसे।

12

मरियम र हारूनले मोशाको विरोधमा नालिश गरे

1 मरियम र हारूनले मोशाको विरुद्धमा आलोचना गरे किनभने तिनले एउटी कृशी महिलासित विवाह गरे।

2 तिनीहरूले भने, “के परमप्रभु मोशा मार्फत मात्र बोल्नु भयो र? के उहाँ हामी मार्फत बोल्नु भएन?”

परमप्रभुले यो कुरा सुन्नुभयो।

3 मोशा अति नै विनम्र मानिस थिए। पृथ्वीमा तिनी कुनै पनि मानिस भन्दा अधिक विनम्र मानिस थिए।

4 परमप्रभुले तुरुन्तै मोशा, हारून र मरियमलाई बोलाउनु भयो, “तिमीहरू तीनजना भेट हुने पालमा आज।”

यसकारण ती तीन जना त्यहाँ गए।

5 तब परमप्रभु बादलको खम्बामा आउनु भयो र पालको प्रवेशद्वारमा उभिनु भयो, “हारून र मरियम।” बोलाउनु भयो। तब यी दुईजना बाहिर आए।

6 परमप्रभुले भन्नुभयो, “मलाई सुन! जब तिमीहरू माझ अगमवक्ता छन् म, परमप्रभु आफै दर्शनमा उसलाई परिचय दिन सक्छु। म सपनामा त्योसित कुरा गर्न सक्छु।

7 तर मोशा त्यस्तो होइन। ऊ मेरो विध्वासी दास हो र मेरो सबै घरानामा उसलाई विध्वास गर्न सक्छु।

8 जब म उनीसित बात गर्छु, म आम्ने-सान्ने बात गर्न सक्छु। जे सुकै म सोच्छु उसले जान्नु पर्छ। मैले उसलाई अड्को प्रयोग नगरी भन्न सक्छु। अनि मोशाले परमप्रभुको रूप देख्न सक्छन्। यसकारण तिमीहरू किन मेरो दासको विरुद्धमा बोलन डराएनौ?”

9 परमप्रभु तिनीहरूसित साढै क्रोधित हुनुभयो र तिनीहरूलाई त्यागनु भयो।

10 बादल पालबाटमाथि उठ्यो। हारूनले मरियमतिर हेरे अनि देखे कि तिनको छाला हिउँ झै भयो भएको थियो अनि त्यो तिनलाई भयङ्कर चर्म रोग लाग्यो।

11 तब हारूनले मोशालाई भने, “महाशय विन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पाप दया गरी माफ दिनुहोस।

12 कृपा गरी गर्भमा कुहेको नानीको झैं उसले आफ्नो छाला गुमाउनु नदिनुहोस्।” (कहिले काही मृत जन्मेको बच्चाको आधा छाला सडको हुन्छ।)

13 यसकारण मोशाले परमप्रभुलाई प्रार्थना गरे, “हे परमेश्वर कृपा गरी उसलाई रोग मुक्त गराइ दिनु होस्।”

14 परमप्रभुले मोशालाई उतर दिनुभयो, “यदि तिनको बाबुले तिनको मुखमा थुकिदिए भने, तिनी सात दिन सम्म लज्जित हुनुपर्छ। यसकारण तिनलाई सात दिन सम्म छाउनी बाहिर राख। त्यति समय पछि, तिनी स्वस्थ हुन्छिन। त्यसपछि तिनी छाउनीमा फर्की आउन सकिन्छन्।”

15 यसर्थ तिनीहरूले मरियमलाई सात दिन सम्म छाउनी बाहिर राखे अनि तिनलाई छाउनीमा फर्काई नल्याए सम्म मानिसहरू त्यस ठाँउबाट कतै गएनन्।

16 त्यसपछि मानिसहरूले हसेरोतबाट छाउनी उठाई पारान मस्भूमि सम्म यात्रा गरी त्यहीँ छाउनी हाले।

13

कनान देशको अन्वेषण

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
- 2 “केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यहीँ भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।”
- 3 यसकारण मोशाले परमप्रभुको आज्ञा पालन गरे। पारान मस्भूमिमा मानिसहरू छाउनी हालेर बसेको समय मोशाले यी नायकहरू पठाए।
- 4 ती नायकहरूको नाम यी नै हुन्;

- स्बेनको कुलबाट जक्करको छोरो शम्भु,
- 5 शिमोनको कुलबाट होरीको छोरो साफात,
- 6 यहदाको कुलबाट यप्नेको छोरो कालेब,
- 7 इसाकारको कुलबाट युसफको छोरो यिगाल,
- 8 एषैमको कुलबाट नूनको छोरो होरो,
- 9 बिन्यामीन कुलबाट रफूको छोरो पलती,
- 10 जबलूनको कुलबाट सोदीको छोरो गददीएल,
- 11 मनशे कुलबाट सूसीको छोरो गददी,
- 12 दानको कुलबाट गमल्लीको छोरो अम्मीएल,
- 13 आशेरको कुलबाट माइकलको छोरो सतुर,
- 14 नप्तालीका कुलबाट वोपसीको छोरो नहबी,
- 15 गादको कुलबाट माकीको छोरो गएल।

- 16 मोशाले भूमि हेर्न र अध्ययन गर्न पठाएको मानिसहरूको नाम यी नै हुन्। मोशाले होशेलाई यहोशू भनी बोलाउँथे।
- 17 यद्यपि तिनीहरूलाई कनान देश जासूस गर्न पठाउँदा मोशाले भन्यो, “तिनीहरू पहाडीतिर जाऊ।
- 18 अनि हेर, भूमि हेर्दा कस्तो देखिन्छ। त्यहाँ बसे मानिसहरू बलिया छन् अथवा दुर्बल, अथवा कम्ती छन् अथवा ठूलो जन संख्यामा तिनीहरू बसे जग्गा राम्रो छ अथवा खराब, हेर र बुझ। कस्तो शहरमा तिनीहरू बसेका छन्?
- 19 तिनीहरू राम्रो कि नराम्रो छन्? तिनीहरू कस्तो किसिमका शहर भित्र बस्छन्? शहरहरू अत्यन्तै सुरक्षित छन्। तिनीहरू खुल्ला गाउँहरूमा बस्छन् अथवा किल्लाहरूमा बस्छन्?
- 20 हेर जमीन मलिलो छ वा रूखा छ, अनि हेर यदि त्यहाँ रूखहरू छन् कि छैनन्। त्यस भूमिबाट केही फलहरू ल्याउनु जातिसक्दो कोशिस गर।” त्यस समय दाखको प्रथम उलको कटनीको समय थियो।
- 21 यसकारण तिनीहरू सीनको मस्भूमि देखि रहोब द्वारा लेबो हमात तिर चढे अनि त्यस भूमिको जाँच गरे।
- 22 तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बसे गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात वर्ष अघि बनिएको थियो।
- 23 त्यस पछि तिनीहरू एरकोल बेसीमा आए। तिनीहरूले त्यहाँ एक झुप्पा दाख काटी एउटा घोचोमा ढुङ्गनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए।
- 24 इस्राएलका मानिसहरूले त्यस ठाँउबाट दाखको झुप्पा काटेको हुनाले त्यस ठाँउको नाम नै एरकोल बेसी रह्यो।
- 25 चालीस दिनको अन्तमा तिनीहरू त्यो भूमि बारेमा खोजी गरी फर्के।
- 26 पारान मस्भूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हासन र सबै इस्राएली मानिसहरूलाई भेला भए बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए।
- 27 तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्।
- 28 जो मानिसहरू त्यस भूमिमा बसेका छन् तिनीहरू बलिया छन् अनि शहरहरू अत्यन्तै विशाल र पर्खालले घेरिएका छन्। त्यहाँ हामीले अनाकको सन्तानहरू अनाकीहरूलाई पनि देख्यौं।
- 29 नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हिती, यबसी अनि एपोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।”
- 30 त्यसपछि कालेबले मोशाकै नजीकै मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यहाँ तुरुन्त जानु पर्छ र यसलाई लिनु पर्छ। किनभने निम्नत्रय नै त्यसमाथि हामीले विजय हासील गर्नेछौं।”
- 31 तर मानिसहरू जो ऊसित गएका थिए भने, “तिनीहरू माथि आक्रमण गर्नु हामी सक्षम हुने छैनौं किनभने तिनीहरू हामी भन्दा बलिया छन्।”
- 32 यसकारण तिनीहरूले त्यस भूमिको विषयमा खोजी गरेर नैराश्यपूर्ण वृत्तान्त इस्राएली मानिसहरूको निम्ति ल्याएका थिए। तिनीहरूले भने, “त्यस भूमिमा धैरै बलिया बलिया मानिसहरू रहेछन् र त्यस भूमिमा जाने कुनै पनि मानिसहरूलाई तिनीहरूले सजिलै जित्न सक्छन्।
- 33 हामीले त्यहाँ नपीलीहरू अनाकका सन्तान जसबाटलाई देख्यौं र तिनीहरूले हामीलाई मसिनो फ्याङ्गाहरूलाई झैं हेरे। साँच्चै तिनीहरूको सामुन्ने हामी फ्याङ्गाहरू झैं लाग्थ्यौं।”

14

मानिसहरू फेरि गनगनाए

- 1 सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे।

- 2 इस्राएलका सबै मानिसहरूले मोशा र हास्रनको विस्द्वमा गनगनाए। सबै मानिसहरूले तिनीहरूलाई भने, “यदि हामी मिश्रदेशमा नै अर्थात् यो मस्भूमिमा मेरोको भए राम्रो हुनेथियो।”
- 3 किन परमप्रभुले हामीलाई लडाईंमा तरवारले काटी मार्न त्यस भूमिमा लैजानु हुँदछ? हाफ्रा जहान बालबच्चाहरू पनि लटिने समान झै लट्टमा पक्का पर्नेछन्। हामीलाई मिश्र देशमा फर्किनु नै असल हुन्छ।”
- 4 तिनीहरूले एक अर्कामा भने, “एकजना अगुवा चुनौ र मिश्रदेश फर्को।”
- 5 सबै इस्राएली मानिसहरूको सामुने मोशा र हास्रन भईंमा घोप्टो पारे।
- 6 नूनको छोरो यहोशू र यप्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुईजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूको दुःख।
- 7 यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्थौं त्यो धेरै राम्रो भूमि छ।
- 8 यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमिमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ।
- 9 यसर्थ परमप्रभु-विस्द्व बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्रेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।”
- 10 तर त्यहाँ भएका सबै मानिसहरूले यहोशू र कालेबलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। त्यसपछि भेट हुने पालमा सबै इस्राएली मानिसहरूको सामुने परमप्रभुको महिमा देखा पर्यो।
- 11 परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिले सम्म मसित घृणीत व्यवहार गर्छन्? यिनीहरूको माझमा मैले यी सबै महान चिन्हहरू देखाई सकेको छु र अब कहिले सम्म तिनीहरूले मलाई अविश्वास गर्छन्?”
- 12 तिनीहरू माथि म महामारी ल्याएर ध्वंस पार्छु अनि तिमीद्वारा नै म तिनीहरू भन्दा ठूलो र शक्तिशाली राष्ट्र निर्माण गर्नेछु।”
- 13 तब मोशाले परमप्रभुलाई भने, “मिश्र देशवासीहरूले यदि यो कुरा चाल पाए के भन्थान? कारण तपाईंले नै यिनीहरूलाई आफ्नो शक्तिको प्रभावले तिनीहरूको माझबाट ल्याउनु भएको हो।
- 14 अनि मिश्रका मानिसहरूले कनानीहरूलाई यस विषयमा भन्नेछन् कारण तिनीहरू जान्दछन् कि तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि तपाईं परमप्रभु हुनुहुन्छ र तिनीहरूले जान्दछन् कि मानिसहरूले तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि मानिसहरूको अगुवाई गर्ने दिनमा तपाईंले बादलको प्रयोग गर्नु भएको छ भने रातमा आगोको प्रयोग गर्नु भएको छ।
- 15 यसर्थ अहिले तपाईंले यी मानिसहरूलाई मार्नु हुँदैन। यदि तपाईंले मार्नु भयो भने तपाईंको शक्तिको बारेमा जाने सबै राष्ट्रहरूले भन्नेछन्,
- 16 ‘आफूले शपथ गरेको भूमिमा मानिसहरूलाई ल्याउन नसक्दा परमप्रभुले तिनीहरूलाई मस्भूमिमा मारुन्थे।’
- 17 “यसर्थ अहिले हे मालिक आफ्नो महामहिमा प्रदर्शन गर्नुहोस। तपाईंले प्रतिज्ञा गरे झैं देखाउनु होस।
- 18 तपाईंले भन्नुभयो, ‘परमप्रभु हिलो क्रोधित हुनुहुन्छ, परमप्रभु करुणामय हुनुहुन्छ। कानुन अमान्य गरी जो दोषी बनिन्छ त्यस्ताहरूलाई परमप्रभुले क्षमा दिनुहुन्छ। तर जो दोषी छन् तिनीहरूलाई परमप्रभुले सदैव दण्ड दिनुहुन्छ। परमप्रभुले यस्ता मानिसहरूलाई, तिनीहरूका छोरा-छोरीहरूलाई, तिनीहरूका नाती-नातिनी तथा पनाती पनातिनीहरू सम्मलाई तिनीहरूले गरेको खराब कार्यको निम्ति दण्ड दिनुहुन्छ।’
- 19 अहिले तपाईंले मानिसहरूलाई आफ्नो महान करुणा देखाउनु होस र मिश्र देश छोडेर आएको दिनेदेखि जसरी क्षमा गर्दै आउनु भएकोछ आज पनि ती मानिसहरूलाई क्षमा गरिदिनु होस।”
- 20 परमप्रभुले भन्नुभयो, “तिमीले भने जस्तै म तिनीहरूलाई क्षमा दिनेछु।
- 21 तर म साँचो भन्दछु, जस्तो म जीवित छु र जसरी परमप्रभुको महिमाले पृथ्वी नै भरिन्छ,
- 22-23 ती सबै मानिसहरू मेरो महिमा र मेरो अद्भुत चिन्हहरू जो मैले मिश्र देशमा देखाएको देखेका छन् अनि दश पल्ट मलाई परीक्षा लिएका छन् र एत्ने मेरो क्रुाहरू मान्दैनन्, यी सब मानिसहरूले मैले तिनीहरूको पुर्खाहरूसित दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्।
- 24 तर मेरो दास कालेब जसले भिन्दै प्रकारले सोचछ अनि त्यसले सम्पूर्ण रीतिले मेरो अनुसरण गर्छ म उसलाई त्यो भूमिमा जाऊँ जहाँ ऊ गयो ल्याउनेछु र उसको सन्तानले त्यो भूमि उपभोग गर्नेछ।
- 25 अमालेकीहरू र कनानीहरू त्यही बेसीमा बसिरहेका छन्। यसर्थ भोली तिमीहरूले यो ठाउँ छाड्नु नै पर्छ र लाल समुद्र को बाटो भएर तिमीहरू त्यो मस्भूमिमा फर्की जाऊ।”

परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुन्छ

- 26 परमप्रभुले मोशा र हास्रनलाई भन्नुभयो,
- 27 “मेरो विस्द्वमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विस्द्वमा लगाएको नालिश मैले सुनेको छु।
- 28 तिनीहरूलाई भनी टेरु, “जस्तो म जिवित छु परमप्रभु भन्नुहुन्छ तिमीहरूले परमप्रभुको विरोधमा जे जति भनेका थियो ती सब पूर्ण गरी दिनेछु। तिमीहरूलाई जे गर्नेछु त्यो यही हो।
- 29 तिमीहरूको बीचमा प्रत्येक व्यक्ति जो बीस वर्ष अथवा वेशी उमेरको छ अनि मेरो मानिस भनी गन्ती भएको थियो, त्यो यही मस्भूमिमा पर्नेछ। तिमीहरूले म परमप्रभुको विस्द्व नालिश गर्थौं।
- 30 यसर्थ तिमीहरू मध्ये त्यो मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा कोही पनि पस पाउने छैन। केवल यप्नेको छोरो कालेब र नूनको छोरो यहोशू त्यो भूमिमा पसेछन्।
- 31 तिमीहरूले नालिश गर्थौं कि त्यो नयाँ भूमिमा तिमीहरूका शत्रुहरूले तिमीहरूका नानीहरू खोसेर लैजानेछन्। तर म तिमीहरूलाई भन्छु कि म ती नानीहरू ल्याउनेछु र तिनीहरूले त्यसभूमिमा ती चीजहरू आनन्दले उपभोग गर्नेछन् जुन तिमीहरूले अस्वीकार गर्थौं।
- 32 तर तिनीहरूको निम्ति तिमीहरू यही मस्भूमिमा नै मर्ने छौं।
- 33 “ ‘तिमीहरूका नानीहरू मस्भूमिमा चालीस वर्ष सम्म गोठाले भई बसेछन्। तिमीहरू म प्रति अविश्वासी हुनाको कारणले ती तिमीहरूका नानीहरूले तिमीहरू मस्भूमिमा सबै जना नमस्जेल सम्म कष्ट भोगेछन्।
- 34 त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक वर्षको हिसाबले तिमीहरूले चालीस वर्ष सम्म कष्ट भोगे छौं। तिमीहरूले चाल पाउनेछौं कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।’
- 35 “म परमप्रभुले बोलेको हुँ र म प्रतिज्ञा गर्छु कि यी सब दुष्ट मानिसहरू विस्द्व यी क्रुाहरू गर्छु नै। यी मानिसहरू मिलेर मेरो विरोधमा खडा भए, यसर्थ यो मस्भूमिमा यिनीहरू मर्छन्।”

36 ती व्यक्तिहरू ज-जसलाई मोशाले भूमि जांच गर्न पठाएका थिए तिनीहरूले भूमिको विषयमा इस्राएली मानिसहरूको निम्ति नराप्नो खबर लिएर आए। यसो गरेर तिनीहरूले सारा समुदायलाई उनको विस्त्रमा गनगन गर्ने बनाए।

37 ती सबै मानिसहरूलाई मार्न परमप्रभुले महामारी खन्याई दिनुभयो किनभने मानिसहरूमा भ्रम फैलाउने कसर तिनीहरूको थियो।

38 तर ननुका छोरो यहोशू र यप्नेका छोरो कालेब पनि ती भूमि बिषेयमा खोजी गर्न पठाइएका मानिसहरू बीच के थिए, ती दुईजनालाई परमप्रभुले रक्षा गर्नुभयो।

मानिसहरूको पुनःविरोध

39 जब मोशाले यी सब कुराहरू इस्राएली मानिसहरूलाई बताइदिए तिनीहरू अत्यन्तै शोकाकुल भए।

40 बिहानै उठेर मानिसहरू पहाडी इलाका तिर उक्लनु थाले। मानिसहरूले भने, “हामीले पाप गरेका छौं। परमप्रभुलाई हामीले अविश्वास गर्यौं, यसर्थ हामी पञ्चताप गर्छौं र हामी परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा जानेछौं।”

41 तर मोशाले भने, “परमप्रभुको आज्ञा किन पालन गरिरहेका छैनौं? तिमीहरू सफल हुँदैनौं।

42 त्यसभूमिमा नजाऊ कारण परमप्रभु तिमीहरूको साथमा हुनुहुन्न र शत्रुहरूले साजिलै तिमीहरू माथि विजय प्राप्त गर्नेछन्।

43 त्यहाँ अमालेकी र कनानी मानिसहरू तिमीहरूको विरोधमा लडनेछन्, तर तिमीहरूले परमप्रभुलाई छोडी दिएकोले उहाँ तिमीहरूले लडेको लडाईंमा साथ दिनुहुने छैन र तिमीहरू सबै मर्नेछौं।”

44 तर मानिसहरूले मोशाले कुरामा विश्वास गरेनन् र तिनीहरू पहाडी इलाकातिर गए। तर मोशा र परमप्रभुको करारको सन्दूक ती मानिसहरूसित गएन।

45 त्यो पहाडी इलाकामा बस्ने अमालेकी र कनानी मानिसहरू तलतिर उत्रे र ती इस्राएली मानिसहरूमाथि आइलागे। अमालेकी र कनानी मानिसहरूले इस्राएली मानिसहरूलाई सजिलै परास्त पारि तिनीहरू सबैलाई होर्मासम्म खेँडे लगे।

15

बलिको विषयमा नियमहरू

1 परमप्रभुले मोशालाई भन्नुभयो,

2 “इस्राएलका मानिसहरूलाई भन जब तिमीहरू मैले दिन्छु भनेको भूमिमा पर्छौं,

3 तिमीहरूले परमप्रभुलाई आगोद्वारा विशेष बलिदान चढाउनु पर्छ। त्यो विशेष बलिदानको सुगन्धले परमप्रभुलाई आनन्द दिनेछ। तिमीहरूले होमबलि अथवा कुनै पनि बाख्रा, भाकल बलिदानको बलि, विशेष बलि, मेलबलि राजीखुराको बलि अथवा कुनै चाडको निम्ति विशेष बलिमा गाई-बस्तु र भेडा अथवा बाघ्राहरू चढाउनेछौं।

4 “एकजना व्यक्तिले उपहार ल्याउँदा उसले परमप्रभुलाई अन्नबलि पनि दिनुपर्छ। बलि चढाउँदा अन्नबलिमा एक चौथाई हीन भद्राक्षको तेल हालेर आठ कप मसिनो पीठो ल्याउनु पर्छ।

5 जब तिमी होमबलि साथमा अर्घबलिको निम्ति थुमा चढाउँछौं एक चौथाई हीन दाखरस पनि चढाउनु पर्छ।

6 “यदि तिमी भेडा बलि चढाउँछौं भने तिमीले अन्नबलि पनि तयार पार्नु पर्छ। अन्नबलिमा एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठोमा हीनको तीन खण्डको एक खण्ड भद्राक्षको तेल मिसाउनु पर्छ।

7 अनि अर्घबलिको निम्ति हीनको तीन खण्डको एक खण्ड दाखरस राख्नु पर्छ र यसले परमप्रभुलाई मीठो वासा दिनेछ।

8 “तिमीले यदि आफ्नो होमबलि, वा बलिदान, मेलबलि अथवा कुनै विशेष भाकलको निम्ति एउटा जवान सँढे तयार पार्न सक्छौं।

9 त्यस समयमा जवान सँढेसित तिमीले अन्न बलि पनि ल्याउनु पर्छ। अन्न बलि आधा हीन भद्राक्षको तेल मिसाएको एपाको दश खण्डको तीन खण्डको मसिनो पीठो हुनु पर्छ।

10 अर्घबलिको निम्ति आधा हीन दाखरस पनि ल्याउनु पर्छ। यो बलि आगोद्वारा चढाइन्छ र यसको सुगन्धले परमप्रभुलाई प्रसन्न पार्छ।

11 प्रत्येक सँढे अथवा भेडा अथवा थुमा अथवा बाख्राको पाठो परमप्रभुलाई बलि स्वरूप चढाउँदा यसरी तयार पार्नु पर्छ।

12 यी कुनै आवश्यक छैन कति पशुहरू तिमीहरूले तयार गर्छौं, तर तिमीले यो प्रत्येक को निम्ति गर्नु पर्छ।

13 “इस्राएलका प्रत्येक नागरिकले परमप्रभुलाई प्रसन्न गराउन बलि चढाउँदा यही तरिकाले आगोद्वारा चढाउनु पर्छ।

14 यदि तिनीहरू बीचमा बस्ने विदेशीहरूले आगोद्वारा बलि चढाएर परमेश्वरलाई खुशी पार्न चाहन्छ भने, तिमीहरूले तिनीहरूले जस्तै बलि चढाउनु पर्छ।

15 यही नियमहरू इस्राएलका मानिसहरू र तिनीहरूसित यो देशमा बसो बास गर्ने विदेशीहरू प्रत्येकको निम्ति लागू हुनेछ। यही कानून सदा सर्वदा लागू रहनेछ। तिमी र तिमीहरूसित बसो-बासो गर्ने विदेशीहरू परमप्रभुको उपस्थितीमा एकै हुन्।

16 त्यही नियम र विधि तिमीहरूको निम्ति र विदेशीहरूको निम्ति लगाइन्छ जो तिमीहरूसित बसो-बास गर्छन्।”

17 परमप्रभुले मोशालाई भन्नुभयो,

18 “इस्राएलका मानिसहरूलाई भन: जब तिमीहरू मैले लैजाँदै गरेको भूमिमा पुग्छौं,

19 अनि त्यस भूमिमा उञ्जेको खाद्य जब तिमीहरू खान्छौं, तिमीहरूले परमप्रभुलाई बलि चढाउनु पर्छ।

20 तिमीहरूको पहिलो हलोबाट तिमीहरूले एउटा रोटी बलि चढाउनु पर्छ। यो तिमीहरूले यस्तै प्रकारले चढाउनु पर्छ जस्तो तिमीहरूको खलाबाट बलिहरू चढाइरहेछौं।

21 यो नियम सदा-सर्वदाको निम्ति लागू रहनेछ र त्यो डल्लाबाट परमप्रभुको निम्ति प्रथम बलि तिमीहरूले चढाउनु पर्छ।

22 “अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्स्यौं भने के गर्नुपर्छ?

23 मोशा मार्फत परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनुभयो। परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनु भएकै दिनदेखि यिनीहरू लागू छन्। अनि यी आज्ञाहरू निरन्तर चलिरहनेछन्।

24 यसर्थ यदि तिमीहरूले यी आज्ञाहरू मध्ये कुनै एउटा पालन गर्न भूल्यौं अथवा बिर्स्यौं भने के गर्छौं? यदि यी आज्ञाहरू मध्ये कुनै एउटा आज्ञा इस्राएलका सारा निवासीहरूले पालन गर्नु भूले अथवा बिर्स्यौं तब इस्राएलका सारा मानिसहरूले परमप्रभुलाई एउटा जवान सँढे होमबलि चढाउनु पर्छ। अन्नबलि र अर्घबलि पनि चढाउनु बिर्सनु हुँदैन। यो बलिको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ। तिमीहरूले पापबलिको निम्ति एउटा पाठो पनि चढाउनु पर्छ।

25 “यस प्रकार पूजाहारीले इस्राएलका समस्त मानिसहरूको समुदायलाई प्रायश्चित्त बनाउँछ त्यसकारण तिनीहरूलाई क्षमा दिनेछ। किनभने तिनीहरूको पाप इच्छाकृत थिएन। यसकारण यसको लागि तिनीहरूले आफ्नो होमबलि र पापबलि चढाए ता कि परमप्रभुले तिनीहरूलाई क्षमा गर्छन्।

26 त्यहाँ बस्ने सबै इस्राएलीहरू र विदेशीहरूलाई क्षमा गरिन्छ किनभने तिनीहरू सबैले भूल गरेका थिए।

- 27 “तर यदि एउटाले अञ्जानमा पाप गर्छ भने, एक वर्षको पाठी, पापबलिको बलि झैं चढाउनु पर्छ।
 28 यस्तो प्रकारले पूजाहारीले उसको निम्ति प्रायश्चित्त गराउने छ जसले अञ्जानमा भूल गर्छ क्षमा गरिन्छ। ताकि त्यो व्यक्तिलाई परमप्रभुबाट क्षमा गरिन्छ।
 29 इस्राएलीहरूको बीचमा मानिसहरू चाहे इस्राएली नागरिकहरू हो अथवा विदेशी जो भए तापनि नियम सबैको निम्ति एउटा हुन्छ जसले अञ्जानमा भूल गर्छ।
 30 “तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ।
 31 किनभने त्यो मानिसले देखाउँछ कि उसले उहाँको आज्ञालाई तोडे र परमप्रभुलाई घृणा गरे। अनि त्यो व्यक्ति उसको परिवारबाट बहिष्कार हुने पर्छ। ऊ पापको दोषी छ र दण्डित हुने पर्छ।”
 विश्रामको दिन एकजना व्यक्तिले काम गर्छ
 32 जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे।
 33 ती मानिसहरू ज-जसले उसलाई दाउरा बटुल्दै गरेको भेट्टाएका थिए तिनीहरूले उसलाई मोशा, हासून र अरू सबै मानिसहरू भएको ठाँउमा ल्याए।
 34 तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्।
 35 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिकोँउनु पर्छ।”
 36 यसकारण ती मानिसहरूले उसलाई छाउनी बाहिर ल्याए अनि ढुङ्गाले हिकोँउने गरे। परमप्रभुले मोशालाई आज्ञा दिनुभए अनुसार तिनीहरूले गरे।
 परमेस्वरले आफ्ना मानिसहरूलाई नियम याद गर्न सहयोग गर्नुहुन्छ
 37 परमप्रभुले मोशालाई भन्नुभयो,
 38 “इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई यी कुराहरू भन् आउने पुस्ताहरू भरि तिमीहरूले फुर्काहरू बनाउनु पर्छ अनि तिनीहरूलाई तिमीहरूको लुगाको कुनैमा टाँसु पर्छ। त्यस पछि तिमीहरूको लुगाको प्रत्येक कुनैको फुर्काहरूमा निलो धागो बाँध।
 39 यसकारण जब तिमीहरूले फुर्का देख्छौ, तिमीहरूले परमप्रभुको आज्ञा सम्झने छौ र तिनीहरूलाई पछ्याउनेछौ अनि तिमीहरू भूल बाटोमा जाने छैनौ, तिमीहरूको आँखा अनि हृदयको लालस पच्छ्यायो, जसले तिनीहरूलाई अक्विवासी बनाउँछ।
 40 तब तिमीहरू परमेस्वरको विशेष ब्यक्तिकहरू हुनेछौ कारण तिमीहरूलाई आज्ञाहरू पालन गर्न याद आइरहन्छ।
 41 म परमप्रभु तिमीहरूको परमेस्वर हुँ। म नै एक हुँ जसले तिमीहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याँए। तिमीहरूको परमेस्वर हुनुलाई मैले यसो गरेँ। म परमप्रभु तिमीहरूका परमेस्वर हुँ।”

16

- केही नेताहरू मोशा विरोधी भए
 1 यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि स्बेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए।
 2 इस्राएलका 250 मानिसहरू साथमा लिएर मोशाको विरोधमा गए। ती 250 मानिसहरू नाम चलेका तथा नेताहरू थिए।
 3 तिनीहरू मोशा र हासूनको विरोध गर्न जम्मा भए अनि तिनीहरूलाई भने, “तपाईंहरू हाम्रो अप्वाहरू भएको अब हामीलाई पूरा भयो! सम्पूर्ण समुदाय पवित्र छन् अनि परमप्रभु हाम्रो माझमा हुनुहुन्छ। तपाईंहरू किन आफैँलाई परमप्रभुका अरू मानिसहरू भन्दा उच्चको सम्झनु हुन्छ?”
 4 जब मोशाले तिनीहरूको कुरा सुने तिनी घोप्टो परेर भुँइमा निहुरीए।
 5 त्यसपछि मोशाले कोरह र उनका मानिसहरूलाई भने, “भोली बिहान, परमप्रभुले जनाउनु हुनेछ कसलाई हाम्रो अर्गवा झैं चुन्नु भएको छ, को पवित्र छ कसलाई उहाँकहाँ नजिक ल्याउनु भएको छ। उहाँ आफैँले चुन्नु भएका एकजनालाई उहाँले उहाँको नजिक ल्याउनु हुनेछ।
 6 यसो गर, तिमी कोरह र तिमी मानिसहरूले धूपौराहरू लेऊ।
 7 त्यसमा आगो हालेर भोली परमप्रभुको अगाडि, धूप हाल। जो कसलाई परमप्रभुले चुन्नुहुन्छ त्यो व्यक्ति पवित्र हो। हामीहरू तिमीहरू लेवीका छोराहरूबाट पूरा भईसकेका छौ।”
 8 मोशाले पनि कोरहलाई भने, “ए लेवीहरू मेरो कुरा सुन।
 9 इस्राएलका परमेस्वरले तिमीहरूलाई चुन्नु भएको छ र यसमा तिमीहरू खुशी हुनुपर्छ कि तिमीहरू विशेष मानिसहरू भएकाछौ। इस्राएलका अन्य मानिसहरू भन्दा तिमीहरू बेग्लै हो। इस्राएलका मानिसहरूलाई आराधनामा सहायता पुर्याउन परमप्रभुले तिमीहरूलाई उहाँको नजिक बनाई पवित्र पालको विशेष काम गराउन राख्नु भएको छ। के यो धेरै होइन?
 10 परमप्रभुले तिमी लेवीहरू, पूजाहारीहरूलाई सहायता पुर्याउनको निम्ति उहाँको नजिक ल्याउनु भएकोछ। तर अहिले तिमीहरू पूजाहारीहरू हुने कोशिश गरिरहेका छौ।
 11 तिमीहरूका अनुयायीहरू र तिमीहरू एक साथ मिलेर परमप्रभु विरुद्ध गयौ। के हासूनले केही भूल गरेका छन्? होइन यसर्थ किन तिमीहरू हासूनको बारेमा नालिश गरिरहेका छौ?”
 12 त्यसपछि मोशाले एलीआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर ती दुईजना मानिसहरूले भने, “हामी आउने छैनौ।
 13 हामीहरूलाई दूध र मह बगिरहेको देशबाट तिमीले बाहिर लिएर आयौ। तिमीले हामीलाई मार्नको निम्ति मरुभूमिमा ल्यायौ अनि हामीलाई देखाउन चाहान्छौ कि हामी माथि तिमी अधिकार छ।
 14 हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह र दूध बगिरहेको भूमिमा लग्नेो साथै परमेस्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनेौ।”
 15 यसर्थ मोशा सधैं क्रोधित भए। उनले परमप्रभुलाई भने, “मैले यिनीहरूलाई केही क्षति पुर्याएको छैन। मैले यिनीहरूबाट एउटा गधा पनि लिएको छैन। परमप्रभु! हजुरले यिनीहरूबाट कुनै बलि ग्रहण गर्नु होस्।”
 16 त्यसपछि मोशाले कोरहलाई भन्यो, “भोली तिमी र तिमी सबै अनुगामीहरू र हासून परमप्रभुको अघि खडा हुनुपर्छ।
 17 प्रत्येकले आफ्नो-आफ्नो धूपौरा लिएर त्यसमा धूप हाल्नु पर्छ। अनि तिमीहरू प्रत्येकले आफ्नो धूपौरा परमप्रभु अघि ल्याउनु पर्छ। त्यहाँ दुई सय पचासवटा धूपौरा हुनुपर्छ। तिमी कोरह र हासूनले पनि धूपौरा ल्याउनु पर्छ।”

- 18 यसर्थ तिनीहरू प्रत्येकले धूपीरो लिएर त्यसमा बलेको कोइला हालेर धूप हाले अनि भेट हुने पालको प्रवेशद्वारमा मोशा र हास्न सँगै उभिए।
- 19 कोरहले सबै आफ्ना मानिसलाई भेला गरेर भेट हुने पालको प्रवेशद्वारमा उभिए। तब परमप्रभुको महिमा सबै मानिसहरू कहाँ प्रगट भयो।
- 20 तब परमप्रभुले मोशा र हास्नलाई भन्नुभयो,
- 21 “यी सबै मानिसहरूबाट तिमीहरू अलग होऊ र यिनीहरूलाई म त्यति खैरे ध्वंस पार्नेछु।”
- 22 मोशा र हास्नले शिर निहार्थिए भने, “हे परमेश्वर, तपाईं सबै मानिसको आत्मको परमेश्वर हुनुहुन्छ। जब एक जना मानिसहरूले पाप गर्छ, के तपाईं सम्पूर्ण समुदायसित रिसाउनु हुन्छ?”
- 23 तब परमप्रभुले मोशालाई भन्नुभयो,
- 24 “कोरह, दातान र अबीरामको पालहरूबाट सम्पूर्ण समुदायलाई पर हट्नु भन।”
- 25 मोशा उठेर दातान र अबीराम भएकहाँ गए। इस्राएलका सबै बढा-प्रधानहरूले तिनलाई पछ्याए।
- 26 मोशाले सबै मानिसहरूलाई चेतावनी दिँदै भने, “यी दुइ मानिसहरूको पालबाट तिमीहरू निस्केर जाऊ। तिनीहरूको कुनै पनि चीज स्पर्श नगर। यदि तिमीहरूले छोयो भने तिनीहरूले गरेको पापले तिमीहरू ध्वंस पारिनेछौं।”
- 27 यसकारण मानिसहरू कोरह, दातान र अबीरामको पाल छोडेर गए। तब दातान र अबीराम तिनीहरूको पालमा गए। तिनीहरू तिनीहरूको पत्नीहरू र नानीहरू संग छाउनी बाहिर गए।
- 28 मोशाले भने, “यी मैले भनेका कुराहरू मेरो आफ्नो मनको विचार होइन, म प्रमाण दिन सक्छु कि परमप्रभुले मलाई यसो भन्नु भनी अज्ञाउनु भएको हो।
- 29 यी यहाँका मानिसहरू मर्नेछन्। तर यदि तिनीहरू साधारण तरिकाले मर्छन्। मानिसहरू सधै मर्ने तरिकाले मर्छ। तब त्यसले देखाउँछ कि परमप्रभुले सँचेकै नै मलाई पठाउनु भएको होइन।
- 30 तर यदि परमप्रभुले केही नयाँ कुरो गर्नुहुन्छ, अनि भुँईंले मुख बाएर तिनीहरू र तिनीहरूकहाँ भएको सबै चीजहरू सहित तिनीहरू जीवित पुरिन्छन् भने तिमीहरूले जान्नेछौ कि यी मानिसहरूले परमप्रभुको अपमान गरे र उहाँलाई अति क्रोधित बनाए।”
- 31 जब मोशाले यी कुराहरू भनी सके, ती मानिसहरू उभिएको धर्ती फाट्यो।
- 32 धर्तीले मुख बाएर जस्तै भएर तिनीहरू सबैलाई निल्यो। कोरहको सबै मानिसहरू, तिनीहरूको परिवारहरू अनि तिनीहरूकोमा भएको प्रत्येक चीज धर्तीभित्र भासियो।
- 33 सबै ती मानिसहरू जिउँदै खाल्डा भित्र पुरिए। यी सबै तिनीहरूले आफ्नो बनाएका चीजहरू तिनीहरूसँगै पुरिए अनि धर्ती बन्द भयो। अनि तिनीहरू सम्पूर्ण रूपले अल्पिए।
- 34 अरू सबै इस्राएलका मानिसहरूले ती मानिसहरू पुरिँदै गर्दाको आर्तनाद सुनेर चौरैतिर तितर बितर हुँदै भने, “धर्तीले हामीलाई पनि निच्छ।”
- 35 त्यसपछि परमप्रभुकहाँबाट आगो निस्केर गई धूप चढाउँदै गरेका 250 मानिसहरूलाई पनि ध्वंस पायो।
- 36 परमप्रभुले मोशालाई भन्नुभयो,
- 37 “पूजाहारी हास्नको छोरो एलाजारलाई भन कि उसले आगोमा रहेको धूपौराहरू हटाओस् र ती पवित्र भईसकेको धूपौराहरूबाट आगो वरिपरि छरी दिओस्।
- 38 ती मानिसहरूले मेरो विरोधमा पाप गरेकाले त्यही पापले आफ्नो जीवन गुमाए। तर धूपौराहरू पवित्र छन् कारण तिनीहरू परमप्रभुलाई समर्पण गरिएका हुन्। ती धूपौराहरू पिटेर पाता बनाऊ र वेदी छोप्ने काममा प्रयोग गर। यो इस्राएलका सबै मानिसहरूको निम्ति चेतावनी हुनेछ।”
- 39 यसकारण पूजाहारी एलाजारले ती मानिसहरूले ल्याएका काँसाको धूपौराहरू भेला गर्‍यो। मानिसहरू सबै जलेर खरानी भए तर धूपौराहरू त्यही थिए। तिनले केही मानिसहरूलाई ती काँसको धूपौराहरू पिटेर पाता बनाउन लगाई वेदी ढाक्ने काममा प्रयोग गरे।
- 40 तिनले यो काम मोशा मार्फत पाएको आज्ञा अनुसार गरे। त्यो वेदी ढाक्ने पाता चाँहि इस्राएलको मानिसहरूका निम्ति याद दिलाउने एक चिन्ह हुनेछ कि हास्नको सन्तान बाहेका अन्य कुनै अनाधिकृत मानिसले परमप्रभु अघि धूप जलाउने छैन नत्र कोरह र उसको अनुयायीहरू झैं ऊ मर्ने छ।
- हास्नले मानिसहरूलाई बचायो
- 41 अर्को दिन इस्राएलका मानिसहरूको सम्पूर्ण समुदाय मोशा र हास्नको विरोधमा गुनासो गरे र भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मार्यौं।”
- 42 सम्पूर्ण समुदाय मोशा र हास्नको विरोध गर्न भेला हुँदै गर्दा तिनीहरूले भेट हुने पाल तर्फ हेरे अनि देखे कि पाललाई बादलले ढाक्यो र त्यहाँ परमप्रभुको महिमा देखा पर्यो।
- 43 तब मोशा र हास्न भेट हुने पालको सामुन्ने आए।
- 44 परमप्रभुले मोशालाई भन्नुभयो,
- 45 “यो समुदायबाट तिमीहरू अलग हो ताकि यिनीहरूलाई म अति शीघ्र ध्वंस पार्न सँक्छु।” यसर्थ मोशा र हास्नले शिर निहाराए।
- 46 त्यसपछि मोशाले हास्नलाई भने, “धूपीरो ल्याऊ र त्यसकहाँ वेदीबाट आगो हालेर धूप हाल। अनि त्यो समुदाय भएकोमा झट्टै गएर तिनीहरूलाई प्रायश्चित्त गर्नुहोस्। किनभने परमप्रभु क्रोधित हुनु भएको छ र महामारी शुरू भएको छ।”
- 47 यसर्थ मोशाले भने जस्तै हास्नले धूपीरो लिएर मानिसहरूको बीचमा पसे र चाल पाए कि महामारी शुरू भई सकेको थियो अनि धूपीरोमा धूप हाली मानिसहरूको निम्ति प्राश्चित्त गरे।
- 48 तिनी जिउँदो र मेरो मानिसहरू बीचमा उभिए अनि महामारी रोकियो।
- 49 कोरहको कारणले मर्नेहरूको संख्याको अतिरिक्त त्यहाँ महामारीले मेरेकाहरूको संख्या 14,700 पुग्यो।
- 50 त्यसपछि हास्न भेट हुने पालमा मोशालाई भेट्न गए। महामारी थामियो।

17

परमेश्वरले हास्नलाई प्रधान पूजाहारी निम्नीत गर्नुभयो

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
- 2 “इस्राएलका मानिसहरूलाई भन, तिनीहरूले बाह्र पुर्वाका कुल-कुलबाट बाह्रवटा लौरोहरू ल्याऊन्। प्रत्येक लौरामा आफ्नो नाम लेख।
- 3 लेवी कुलबाट ल्याएको लौरामा हास्नको नाम लेख। बाह्र कुल समूहको प्रत्येक कुल प्रमुख मानिसको निम्ति एउटा लौरो हुनुपर्छ। यी लौरोहरू भेट हुने पालमा करारको सन्दर्भ अघि राख। त्यो त्यही ठाँउ हो जहाँ म तिमीलाई भेट्छु।
- 4 इमान्दार पूजाहारीको निम्ति म एकजना व्यक्तिलाई चुन्छु। म जसलाई चुन्छु त्यस व्यक्तिलाई तिमीले चिन्न सक्छौ कारण
- 5 उसको लौरोमा नयाँ पालुवाहरू पलाउनेछन्। यस प्रकारले तिमी र मेरो विरोध गर्ने मानिसहरूलाई म रोकछु।”

6 त्यसपछि मोशाले इस्राएलका मानिसहरूलाई भने अनि तिनीहरूका बाह्र कुल नायकहरू प्रत्येकलाई एउटा-एउटा गरी बाह्रवटा लौरोहरू दिए। हास्नको लौरो पनि अरू लौरोहरूसितै थियो।

7 मोशाले लौरोहरू करारको सन्दर्क राखिएको पालमा परमप्रभुको अगाडी राखे।

8 करारको सन्दर्क भएको पाल भित्र मोशा अर्को दिन पसे। अनि लेवी कुल समूहका नायक हास्नको लौरोमा पालुवा पलाएको देखे। त्यति मात्र नभई त्यस पालुवाले कोपिला हालेर फूली बढाम पनि फलेको थियो।

9 मोशाले ती सबै लौरोहरू परमप्रभुको अधिबाट सबै मानिसहरूको सामुन्ने ल्याए। प्रत्येक कुल प्रमुखले आफ्नो आफ्नो लौरो चिने।

10 तब परमप्रभुले मोशालाई भन्नु भयो, “हास्नको लौरो करारको सन्दर्क अधि लगेर राख। यो सधैं मेरो विरोधमा नालिश गरी रहनेहरूको निम्ति चेतावनी हुनेछ र मेरो विरोधमा नालिश गर्न बन्द हुनेछ र मैले तिनीहरूलाई ध्वंस पार्न पर्दैन।”

11 यसर्थ मोशाले परमप्रभुको आज्ञा अनुसार काम गरे।

12 तर इस्राएली मानिसहरूले मोशालाई भने, “हामी जान्दछौं कि हामी मर्नेछौं। हामी नष्ट भइसकेका छौं। हामी ध्वंस भयौं।

13 प्रत्येक मानिस जो परमप्रभुको पवित्र पाल नजिक जान्छ त्यो मर्छ। के हामी पनि मर्छौं?”

18

पूजाहारीहरू र लेवीहरूको काम

1 परमप्रभुले हास्नलाई भन्नुभयो, “अब उसो तिमि, तिम्रा छोराहरू अनि तिम्रा परिवारिक समूहका मानिसहरू पवित्र स्थानमा केही खराबी गरिए जिम्मावारी हुनेछौं। तिमि र तिम्रा छोराहरू पूजाहारीहरू विरुद्ध गरिएको खराबीको निम्ति जिम्मावारी हुनेछौं।

2 तिम्रो परिवार समूहका अन्य लेवी मानिसहरूलाई तिमिसित काम गराउन ल्याऊ। करारको पालमा काम गर्दा तिम्रा छोराहरूलाई तिनीहरूले सहयोग पुर्याउने छन्।

3 लेवी कुलमा भएका ती मानिसहरू तिम्रो नियन्त्रणमा रहनेछन्। पालभित्र गरिनु पर्ने बेपरी आँउने कामहरू तिनीहरूले गर्नेछन्। तर पवित्र स्थान अथवा वेदीमा राखिएको कुनै पनि चीजको नजिक तिनीहरू जानु हुँदैन। यदि तिनीहरू गए भने तिनीहरू मर्नेछन् अनि तिमि पनि मर्ने छौं।

4 तिनीहरूले तिमिसित भेट गर्नेछन् र तिमिसितै काम गर्ने छन्। भेट हुने पालको रेख देखे गर्नु तिनीहरूको काम हुनेछ पाल भित्र गरिने सबै काम तिनीहरूले गर्ने छन्। कोही पनि तिमि जहाँ छौं त्यहाँ आउनु साहस गर्नेछैन।

5 “तिमीले पवित्र स्थान र वेदीको रक्षकको काम गर्नेछौं ताकि मैले इस्राएलका मानिसहरूसित रिसाउन नपरोस।

6 हेर! म आफैले ती तिम्रा दाज्य-भाइ लेवीहरू इस्राएलका मानिसहरूको बीचबाट लिएकोछु। भेट हुने पालमा काम गर्नको निम्ति ती तिम्रो निम्ति बलि हुन।

7 तू तिमि र तिम्रो छोराहरू मात्र पूजाहारीको रूपमा सेवा गर्नलाई अनि वेदीको छेउ र पर्दाभित्र जान अनि म तिमिलाई एउटा उपहार दिँदछु, त्यो तिम्रो पूजाहारीत्व। तर यदि कुनै व्यक्ति पवित्र स्थानको नजिकमा आयो भने त्यो मारिओस।”

8 तब परमप्रभुले हास्नलाई भन्नुभयो, “इस्राएलका मानिसहरूले मलाई चढाएको सबै पवित्र उपहारहरूको रक्षा गर्नका निम्ति मैले तिमिलाई नियुक्त गरे। मैले तिमि र तिम्रा छोराहरूलाई इस्राएलका मानिसहरूले चढाएका पवित्र बलिहरू निरन्तर अंशको रूपमा दिएको छु।

9 वेदीहरूबाट पाइने वस्तुहरूमा यो सब भन्दा पवित्र वस्तु हो। मानिसहरूले अन्नबलि, पापबलि, दोषबलिहरू ल्याउँछन्। यी बलिहरू महा पवित्र बलिहरूको र नपाकिएको भागबाट तिमिले आफ्नो अंश पाउनेछौं। ती सब तिमि र तिम्रा छोराहरूको हुनेछन्।

10 तिमिहरूले ती चीजहरू महा पवित्र स्थानमा मात्र खानु पर्छ। तिम्रो परिवारको प्रत्येक पुरुषले खान सक्छन् तर तिमिले याद राख्नु पर्छ कि ती चीजहरू अत्यन्तै पवित्र हुन।

11 “यो पनि तिम्रै हुनेछ कुनै पनि विशेष उपहार इस्राएलका मानिसहरूले मलाई चढाउँछन्, तिमिसित भएका तिम्रा छोरा-छोरीहरू र तिम्रो निम्ति स्थायी अंशको रूपमा दिन्छु। तिम्रो परिवारका प्रत्येक शूद्र व्याक्तिले त्यो खान सक्छन्।

12 “इस्राएलका मानिसहरूको कुनै पनि पहिलो बाली अथवा उब्जनी जस्तै अन्न, भद्राक्षको तेल र दाखरस, जो तिनीहरूले परमप्रभुमा समर्पण गर्छन्, म ती सब तिमिलाई दिन्छु।

13 तिनीहरूको खेतमा पाकेको कुनै पनि अन्न जो तिनीहरूले परमप्रभुलाई चढाउन ल्याउँछन् त्यो तिम्रो हो र तिम्रो परिवारको कुनै पनि शूद्र व्याक्तिले त्यो खान सक्छ।

14 “इस्राएलमा प्रत्येक चीज जो परमेश्वरलाई पूर्णरूपले समर्पण गरिन्छ त्यो तिम्रो हो।

15 “प्रत्येक जेठो चाहे व्यक्ति होस अथवा पशु जो आफ्नो आमाको प्रथम गर्भमा आँउछ र परमेश्वरलाई समर्पण गरिन्छ भने त्यो तिम्रो हुनेछ। तर जेठो जन्मेको पशु होस अथवा मानिस त्यसको तिमिले मोल तिर्नु पर्छ।

16 जब नानी एक महीनाको हुँदा तिनीहरूले यसको मोल तिर्नु पर्छ। एक महिनाको नानीहरूको मोल पवित्रस्थानको शेकेल परिमाण अनुसार पाँच शेकेल हुन्छ। एक शेकेल बीस गेराको हुन्छ।

17 “तर पहिले जन्मेको गाई, भेडा अथवा बाघाको मोल तिर्नु पर्दैन। यी पशुहरू पवित्र हुन र यिनीहरूको रगत वेदीमा छर्किईन्छ अथवा बोसो पोल्दिन्छ। यो उपहार आगोमा पोलेर दिइन्छ र यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट पार्छ।

18 तर यी पशुहरूको मासु भन्ने तिम्रो हुनेछ अनि डोलाइने बलिको ह्याकुलो तिम्रो हुनेछ र अरू बलिको दाहिने साँघो पनि तिम्रो हुनेछ।

19 मानिसहरूले चढाएको कुनै पनि पवित्र उपहारहरू म, परमप्रभुले तिमिलाई दिनेछु। म तिम्रो छोरा-छोरीहरू र तिमिलाई दिनेछु र यो नियम सदासर्वदाको निम्ति लागू हुनेछ। यो परमप्रभुसित गरिएको करार हो र भड्या गर्न सकिँदैन। म यो प्रतिज्ञा तिमि र तिम्रा सन्तानहरूसित गर्छु।”

20 परमप्रभुले हास्नलाई पनि भन्नुभयो, “तिमीले भूमि पाउनेछैनौं। अनि अरू मानिसहरूले झैं तिमिले त्यहाँ केही आफ्नो बनाउनु पाउने छैनौं। म परमप्रभु नै तिम्रो हुनेछु। प्रतिज्ञा गरिएको अनुसार इस्राएली मानिसहरूले जग्गाजमीनहरू पाउनेछन् तर तिम्रो निम्ति म नै उपहार हूँ।

21 “इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिन्छन्। यसकारण त्यो एक दशांश भाग म लेवीका सन्तानहरूलाई दिन्छु। यो तिनीहरूले भेट हुने पालमा छँदा त्यहाँ काम गरे बापत पारिश्रमिक हो।

22 तर अन्य मानिसहरू भेट हुने पालको नजीक जानु हुँदैन। यदि गए तिनीहरू मारिनु पर्छ।

23 लेवी मानिसहरू काम गरिरहेको समयमा भेट हुने पालको विरोधमा कुनै पाप कार्य हुन गए त्यस पापको उत्तरदायी तिनीहरू हुनेछन्। यही नियम सदासर्वदाको निम्ति लागू रहनेछ। मैले अरू मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि लेवी मानिसहरूले पाउने छैनन्।

24 तर तिनीहरू संग भएको प्रत्येक चीजको दशांश इस्राएली मानिसहरूले मलाई चढाउनेछन् र त्यो दशांश म लेवी मानिसहरूलाई दिनेछु। त्यही कारणले लेवी मानिसहरूको विषयमा मैले यस्तो भने: मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि तिनीहरूले पाउने छैनन्।”

25 परमप्रभुले मोशालाई भन्नुभयो,

26 “लेवी मानिसहरूसित कुरा गर अनि भन, इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिनेछन् तर त्यसबाट दशांश उपहार स्वरूप परमप्रभुलाई चढाउनु पर्छ।

27 अनि यो दशांश परमप्रभुको उपहार हो, यो तिमीहरूले कोल अथवा खलाबाट चढाएका बलि झैं हुन्।

28 यस्तै प्रकारले इस्राएली मानिसहरूले तिमीहरूलाई दशांश दिए जस्तै तिमीहरूले पनि परमप्रभुलाई उपहार चढाउनु पर्छ अनि त्यसबाट तिमीहरूले पनि परमप्रभुलाई उपहार दिनु पर्छ अनि यो हास्नलाई दिनु पर्छ।

29 जब इस्राएलका मानिसहरूले तिमीहरूको उपहारहरू परमप्रभुलाई दिन्छन्, तिमीहरूले तिमीहरूमा सबै भन्दा असल अनि महापवित्र परमप्रभुलाई चढाउनु पर्छ कारण त्यो सबै उहाँको हुनेछ।

30 “मोशा, लेवी मानिसहरूलाई भन जब तिमीहरूले प्रत्येक असल चीज परमप्रभुलाई चढाउँछौं जे इस्राएली मानिसहरूले दिएका थिए, तब यो सम्झिन्छ कि लेवीहरूको आफ्नै अन्न र अर्धबलि हो।

31 त्यसबाट रहेको अंश तिमीहरू र तिमीहरूका परिवारले खानेछन्। यो तिमीहरूले भेट हुने पालमा काम गरे वापत मूल्य हो।

32 अनि यदि तिमीहरूले यसको असल सँधै परमप्रभुलाई चढायौं भने तिमीहरू कदापि दोषी हुने छैनौं। तिम्रो आफ्नै निम्ति इस्राएलका मानिसहरू द्वारा चढाएका ती पवित्र उपहारहरूको भाग नलैजाऊ नत्र भने तिमीहरू मर्ने छौं।”

19

रातो गाईको खरानी

- 1 परमप्रभुले मोशा र हास्नलाई भन्नुभयो,
- 2 “परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिमीहरूले एउटा एकदमै निष्खोट र कही दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ।
- 3 तिमीहरूले त्यो गाई एलाजारलाई दिनुपर्छ र उसले त्यस गाईलाई छाउनी बाहिर ल्याउँछ। यो उसको अधि मारिनु पर्छ।
- 4 त्यसपछि एलाजारले उसको औलाले केही रगत भेट हुने पालको अधिल्लिर सात पल्ट छर्कनु पर्छ।
- 5 तब उसको सामुने त्यो गाई जलाउनु पर्छ। यसको छाला, मासु, रगत आन्दा-भुँडी सबै जलाउनु पर्छ।
- 6 पूजाहारीले देवदारु काठ, हिसप र केही रातो धागो ल्याएर गाई जल्दै गरेको आगोमा फ्याँक्नु पर्छ।
- 7 त्यसपछि पूजाहारीले आफ्नो लाउने लुगा धोएर नुहाई धुवाई गरी छाउनीमा जानुपर्छ। तर त्यो पूजाहारी सौँझसम्म अशुद्ध रहन्छ।
- 8 त्यो गाई पोल्नेले पनि आफ्नो लुगाहरू धोएर नुहाउनु पर्छ, अनि त्यो पनि सौँझसम्म अशुद्ध भइरहन्छ।
- 9 “केही शुद्ध मानिसले जलाएको कोरैलीको खरानी बटुलेर छाउनी देखि बाहिर विधिपूर्वक शुद्ध पारिएको ठाँउमा राख्नु पर्छ। खरानी इस्राएलका मानिसहरूलाई सफा गर्नका निम्ति पानीसित राखेका थियो। यो पापबलि हो।
- 10 “त्यो खरानी बटुल्ने व्यक्तिले पनि आफ्नो लुगा-फाटा धोएर सौँझ सम्म अशुद्ध रहोस।
- 11 इस्राएलका मानिसहरू तथा तिनीहरूको माझमा बसे कुनै पनि विदेशीको निम्ति यो अन्तको नियम हो।
- 12 एकजना व्यक्ति जसले मुर्दा छुन्छ त्यो सात दिन सम्म अशुद्ध रहन्छ।
- 13 तेस्रो दिनमा त्यो व्यक्तिले आफैलाई त्यही पानीले शुद्ध पार्ने छ र सातौँ दिनमा उ शुद्ध हुनेछ। तर यदि त्यक्तिहरू तिनीहरू आफैं तेस्रो दिनमा शुद्ध भएन भने, तब सातौँ दिनमा पनि शुद्ध हुनेछैन।
- 14 यदि कुनै व्यक्तिले मुर्दा छुन्छ र आफैलाई फेरि शुद्ध पार्दैन, त्यसले परमप्रभुको पवित्र पाललाई अशुद्ध पार्छ। यसकारण व्यक्ति इस्राएलबाट काटिदिनेछ। जस्तो पवित्र पानी तिनीहरू माथि छर्केको थिएन यसकारण उसको शरीर अशुद्ध रहन्छ।
- 15 “यदि कुनै मानिस पाल भित्र भरे भने त्यसको नियम यो हो प्रत्येक जो पाल भित्र बसे प्रवेश गर्ने र त्यहाँ प्रत्येक नै अशुद्ध हुनेछ र तिनीहरू सात दिन सम्म अशुद्ध रहन्छन्।
- 16 अनि ढकनी बिनाको प्रत्येक भाँडा अथवा बयम अशुद्ध हुन्छ।
- 17 यदि कसैले खुल्ला मैदानमाथि लडीरहेको मृत शरीरलाई छुन्छ वा लडाँईमा मारिएको कुनै मुर्दा छुन्छ वा मनुष्यको हड्डी चिहानलाई छुन्छ भने, उनी सात दिनसम्म अशुद्ध रहनेछ।
- 18 “त्यो अशुद्ध मानिसको निम्ति जलाइएको गाईको खरानी एउटा भाँडामा हाल र त्यसमा बाँदै गरेको पानी यसमा हाल्नु पर्छ।
- 19 कुनै शुद्ध मानिसले त्यस पानीमा हिसप चोपेर भाँडाहरू र मानिसहरू माथि छर्किनु पर्छ। अनि कसैले हड्डी अथवा चिहान अथवा एउटा मृत शरीर अथवा एउटा युद्धमा मेरेको शरीरलाई छोएर अशुद्ध बनाउँछ। भने, त्यो पानी ऊ माथि छर्कनु पर्छ।
- 20 “त्यस शुद्ध मानिसले अशुद्ध भएको मानिसमाथि तेस्रो र सातौँ दिन छर्किनु पर्छ। यस प्रकार उसले अशुद्ध मानिसहरूलाई सातौँ दिनमा शुद्ध बनाउँछ। त्यो अशुद्ध मानिसले लुगा धोओस अनि पानीमा नुहाओस र सौँझ सम्म अशुद्ध रहन्छ।
- 21 “यदि एक जना मानिस जो अशुद्ध भएकहाँ अनि ऊ आफैं शुद्ध हुँदैन भने त्यस व्यक्तिलाई आफ्नो समुदायबाट बहिष्कार गरियोस किनभने त्यसले परमप्रभुको पवित्र स्थान अशुद्ध पार्थ्यो। शुद्धीकरणको पानी ऊ माथि छर्किएन यसकारण त्यो व्यक्ति अशुद्ध रह्यो।
- 22 तिनीहरूको निम्ति यो नियम अन्त रूपले लागू भइरहन्छ। जो व्यक्तिले शुद्धीकरणको पानी छर्किन्छ उसले आफ्नो लुगा-फाटा धुनु पर्छ अनि जुन व्यक्तिले शुद्धीकरणको पानी छुन्छ त्यो व्यक्ति सौँझ सम्म अशुद्ध भइरहन्छ।
- 23 प्रत्येक कुरा त्यो व्यक्तिले छोएर अशुद्ध रहन्छ अनि कुनै व्यक्ति जसले त्यसलाई छुन्छ त्यो सौँझ सम्म अशुद्ध रहन्छ।”

20

मरियम को मृत्यु

- 1 पहिलो महीनामा इस्राएलका मानिसहरू जीन मरुभूमिमा आइयो। मानिसहरू कादेशमा बसे अनि त्यही मरियम मरिनु र त्यही ठाउँमा गाडे।
- मोशाले एउटा गल्लि गर्छन्
- 2 त्यस ठाँउमा समुदायको निम्ति पानी थिएन यसकारण मानिसहरू मोशा र हास्नलाई आरोप लगाउन भेला भए।
- 3 मानिसहरूले मोशासित झगडा गरेर भने, “जब परमप्रभुको अगाडी हाम्रा दाज्यू-भाईहरू मरे, त्यही समय हामी पनि मर्नु पर्यो।
- 4 तिमीहरूले किन परमप्रभुको मानिसहरूलाई यस मरुभूमिमा ल्यायौं? के हामी र हाम्रो पशुहरूलाई मार्न चहान्छौं?
- 5 अनि किन यस्तो खराब ठाँउमा ल्याउन हामीलाई भित्र देशदेखि अगुवाई गर्थो? यस ठाँउमा अन्न हुँदैन, नेभारा, दाख अनि अनाहरूस पनि हुँदैन। अनि यहाँ पिउनको निम्ति पानी पनि छैन।”

6 यसर्थ मोशा र हास्न मानिसहरूको समुदायबाट भेट हुने पालको प्रवेशद्वारमा गए। तिनीहरूले तिनीहरूको शिर भुँईमा निहुर्याए अनि परमप्रभुको महिमा तिनीहरू सामुने देखा पर्यो।

7 परमप्रभुले मोशालाई भन्नुभयो,

8 “तिमी र तिम्ना राज्य हास्नले त्यो लौरो लेऊ र मानिसहरूलाई भेला गर अनि तिनीहरूको सामुनेको चट्टानसित बोला। तब चट्टानले तिमीहरूलाई पानी दिनेछ। यसरी मानिसहरू र तिनीहरूको पशुहरूको निम्ति तिमीहरूले चट्टानबाट पानी दिन सक्छौ।”

9 यसकारण परमप्रभुले उसलाई आज्ञा दिनु भए बमोजिम मोशाले परमप्रभुको अधिबाट लौरो लिए।

10 त्यसपछि मोशा र हास्नले मानिसहरूलाई चट्टानको सामुने भेला गराए। तब मोशाले तिनीहरूलाई भने, “तिमीहरू विद्रोही हो। सुन, के हामीले तिमीहरूको निम्ति यो चट्टानबाट पानी ल्याउनु?”

11 तब मोशाले हात उठाए त्यस चट्टान माथि दुइ पल्ट आफ्नो लौरोले हिकोए अनि प्रशस्त पानी बाहिर निस्कयो। मानिसहरू र पशुहरूले पानी लिए।

12 त्यसपछि परमप्रभुले मोशा र हास्नलाई भन्नुभयो, “इसाएलका सबै मानिसहरू यहाँ भेला भएका थिए तर तिमीहरूले म प्रति सम्मान देखाएनौ। तिमीहरूले इस्राएलका मानिसहरूलाई त्यो पानी निकलने शक्तिको श्रोत म हुँ भन्ने देखाएनौ। तिमीहरूले उनीहरूलाई यो देखाएनौ की तिमीहरूले म माथि भरोसा गर्थौ। यसकारण यी समुदायलाई मैले दिन्छु भनेको भूमिमा लैजान अर्खाइ गर्न पाउने छैनौ।”*

13 यही ठाँउलाई मरीबाको पानी भनिन्छ जहाँ इस्राएलका मानिसहरूले परमप्रभु अघि विद्रोह गरेका थिए अनि परमप्रभुले यहाँ नै इस्राएली मानिसहरूको बीचमा आफू पवित्र हुँ भन्ने देखाउनु भएको थियो।

एदोमले इस्राएललाई जान नदिएका

14 मोशाले कादेशबाट एदोमको राजाकहाँ यो समाचार पुर्याउन दूतहरू पठाए। तपाईंको भाई इस्राएलले यसो भन्छ,

“हामीमाथि आई परेका आफूहरू तपाईंलाई थाहा छ।

15 धेरै वर्ष अघि हाम्रा पुर्खाहरू मिश्र देश गएका थिए अनि हामी त्यहाँ धेरै समय सम्म बस्नौ। मिश्र देशका मानिसहरू हामी प्रति निष्ठुर थिए।

16 तर हामीले परमप्रभुलाई सहायता माग्यौ। परमप्रभुले हाम्रो बिन्ति सुन्नु भयो र एउटा स्वर्गदूत हामीकहाँ पठाउनु भयो, परमप्रभुले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनु भएको छ।

“अहिले हामी तपाईंको सिमान कादेशमा छौ।

17 दया गरी हामीलाई तपाईंको भूमि भएर यात्रा गर्न दिनुहोस्। हामी खेत तथा दाखबारी भएर जानेछैनौ, त्यस ठाँउको कुवाहरूबाट पानी पिउँछौ छैनौ, हामी केवल राजमार्गमा हिंड्नेछौ, कतै दायँ बाया जाने छैनौ। जब सम्म तपाईंको देशमा यात्रा गर्छौ हामी बाटोमा नै रहनेछौ।”

18 तर एदोमका राजाले उत्तर दिए, “हाम्रो देश भएर तिमीहरू यात्रा गर्न पाउँदैनौ। यदि हिंड्ने चेष्टा गरे हामी तरबार लिएर तिमीहरूसित लडन आउनेछौ।”

19 इस्राएलीहरूले उत्तर दिए, “हामी खाली मूलबाटै भएर मात्र जानेछौ। अनि यदि हाम्रा पशुहरूले कुनै पानी लिएर त्यसको मोल तिर्नेछौ। हामी खाली तपाईंको देशको बाटोमा हिंड्न चाहान्छौ, हाम्रो निम्ति अरू केही चाहिँदैन।”

20 तर फेरि एदोमले उत्तर दिए, “हाम्रो देशमा तिमीहरूलाई आउन दिँदैनौ।”

तब एदोमले शक्तिशाली धेरै सेनाहरू भेला पारेर इस्राएलका मानिसहरूसित युद्ध गर्न निस्क्ये।

21 एदोमले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिको बाटोबाट यात्रा गर्न दिएनन् तिनीहरू अर्कै बाटो भए गए।

हास्नको मृत्यु

22 इस्राएलका सबै मानिसहरूले कादेशबाट होर पर्वत सम्म यात्रा गरे।

23 होर पर्वत एदोमको सिमाना नजिक थियो। परमप्रभुले मोशालाई भन्नुभयो,

24 “अब हास्न उसको पुर्खाहरूसित मिल्नेछ। तिमी र हास्नले मरीबाको पानीमा मैले दिएको आज्ञा पालन नगरेकोले मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनेको भूमिमा तिमीहरू पस्न पाउने छैनौ।

25 “अब हास्न र तिनका छोरो एलाजारलाई होर पर्वतमा लिएर आऊ।

26 हास्नको लुगा खोलेर उसको छोरो एलाजारलाई लगाई देऊ। हास्न त्यहाँ पर्वतमा मर्छ र आफ्नो पिता-पुर्खाहरूसित मिल्न जान्छ।”

27 मोशाले परमप्रभुको आज्ञा पालन गरे। मोशा, हास्न र एलाजार होर पर्वतमा गए। सबै इस्राएली मानिसहरूले तिनीहरू गएको देखे।

28 मोशाले हास्नको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हास्न त्यही पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल छरे।

29 हास्न मरेको इस्राएलका सबै मानिसहरूले चाल पाए अनि तीस दिनसम्म शोक पालन गरे।

21

कनानीहरूसित युद्ध

1 आरादाका कनानी राजा नेगेवमा बस्थे। उनले इस्राएली मानिसहरू अटारीमिको बाटो भएर आउँदैछन् भन्ने चाल पाए। यसर्थ तिनी गएर इस्राएली मानिसहरू माथि आक्रमण गरे। तिनले केही मानिसहरूलाई पक्राऊ गरेर कैद गरे।

2 तब इस्राएलका मानिसहरूले विशेष भाक्त गरी परमप्रभुलाई पुकारे: “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।”

3 परमप्रभुले इस्राएलीहरूको पुकार मान्नु भयो र कनानीहरूलाई जित्र तिनीहरूलाई सहायता गर्नु भयो। इस्राएलीहरूले तिनीहरू र तिनीहरूका शहर सम्पूर्ण ध्वंस पारे। यसर्थ त्यस ठाँउको नाम होर्मा राखियो।

काँसाको सर्प

* 20:12: इस्राएलका ... छैनौ मोशा र हास्नको पाप के थियो त्यो मूल पाठबाट प्रष्ट हुँदैन। केही भविष्यवक्ता भन्छन् कि मोशाले चट्टानलाई आज्ञा दिनु पर्यो, यसलाई हिकोउन हुँदैन थियो। अरूहरू भन्छन् कि मोशाले परमेश्वरमा विश्वास राख्न भन्दा पूरा रिसाएर हिकोए।

4 इस्राएली मानिसहरू होर पर्वत छोडेर लाल समुद्र जाने बाटोमा हिंड्न लागे। तिनीहरूले एदोम देश वरिपरि जानलाई त्यो बाटो गए। तर मानिसहरू धैर्यहीन भईसकेका थिए।

5 मानिसहरूले परमेश्वर र मोशाको विरोधमा कुरा गरे। तिनीहरूले भने, “यो मरुभूमिा मनुको निम्ति किन हामीलाई मिश्र देशबाट ल्याइयो? कारण यहाँ न त पानी छ न रोटी। तुच्छ खाना अथवा रोटी खाँदा खाँदा वाक्क भई सक्यो।”

6 यसर्थ परमप्रभुले मानिसहरूको माझमा विषालु सर्पहरू पठाईदिनुभयो र तिनीहरूले धेरै मानिसहरूलाई डसेर मार्यो। यसरी इस्राएलका धेरै मानिसहरू मरे।

7 मानिसहरू आएर मोशासंग भने, “हामी जान्दछौं परमप्रभु र तपाईंको विरोधमा बोलेर हामीले पाप गर्यौं। परमप्रभुसित प्रार्थना गरेर यी सर्पहरू फर्काउन लगाईदिनु होस्।” यसकारण मोशाले मानिसहरूको निम्ति प्रार्थना गरे।

8 परमप्रभुले मोशालाई भन्नुभयो, “काँसाको एउटा सर्प बनाऊ र खम्बा माथि राख। सर्पबाट डसिएको कुनै व्यक्तिले त्यो खम्बामाथि राखिएको काँसाको सर्पलाई हेर्छ त्यो मर्ने छैन।”

9 यसकारण मोशाले परमप्रभुको आज्ञा मानी एउटा काँसाको सर्प बनाई खम्बामाथि राखे। त्यसपछि जब कुनै व्यक्तिलाई सर्पले टोके उसले त्यो खम्बा माथि राखिएको काँसाको सर्पलाई हेर्‍यो र त्यो बाँच्यो।

इस्राएलीहरू मोआबमा गए

10 इस्राएली मानिसहरूले त्यो ठाँउ छोडे अनि ओबोतमा छाउनी हाले।

11 त्यसपछि तिनीहरूले ओबोतबाट हिंडी मोआबको पूर्वमा रहेको मरुभूमि ऐ अबारीममा छाउनी हाले।

12 तिनीहरूले त्यो ठाँउ पनि छाडी जेरोद बेंसीमा छाउनी हाले।

13 त्यहाँबाट पनि गई अर्नोन नदी पारीको मरुभूमिमा छाउनी हाले। यो नदी एमोरीहरूको सिमानाबाट शुरू हुन्थ्यो। त्यो बेंसीमा मोआब र एमोरीहरू बीचको सिमान थियो।

14 यसकारण परमप्रभुको युद्धको पुस्तकमा यी कुरा लेखिएका छन्।

“अनि सूपामा वाहेब अनि अर्नोनको बेंसी

15 अनि बेंसीहरूको आरको भिरालोहरू वासस्थान पट्टि जो मोआबको सिमानामा अवस्थित छन्।”

16 इस्राएलका मानिसहरू त्यस ठाँउ छोडेर बेओर तिर गए। यस ठाँउमा कृवा थियो र परमप्रभुले मोशालाई भन्नु भयो, “मानिसहरूलाई भेला गरेर ल्याऊ, म तिनीहरूलाई पानी दिनेछु।”

17 तब इस्राएलका मानिसहरूले यो गीत गाए।

“हे कृवा, पानीसित बग्छ!

यस विषयमा गीत गाओ!

18 महान व्यक्तिले यो कृवा खने।

महान नायकहरूले यो कृवा खने।

तिनीहरूले आफ्नो भारदारहरूसँग हिंड्ने लहुरोहरूले यो कृवा खने।

यो मरुभूमिमा एउटा उपहार रहेको छ।”

यसर्थ मानिसहरूले त्यो कुवाको नाम “मत्ताना” राखे।

19 मानिसहरू मत्तानाबाट नहलीएल गए। त्यसपछि तिनीहरू नहलीएलबाट बामोत गए।

20 बामोतबाट मानिसहरू फेरि मोआब बेंसी गए। यस ठाँउमा पिसगा पर्वतको टुप्पो मरुभूमि माथि देखिन्छ।

सीहोन अनि ओग

21 इस्राएलले आफ्नो केही मानिसहरू एमोरीहरूका राजा सीहोन कहाँ पठाए। ती मानिसहरूले राजालाई भने,

22 “हामीहरूलाई तपाईंहरूको देश भएर जान दिनुहोस्। हामी तपाईंको दाखबारीहरू तथा खेतमा पसेर छैनौं, तपाईंको पोखटीबाट पानी पिउने छैनौं। जब सम्म हामी तपाईंको देशको सिमानामा पुग्दैनौं हामी मूल बाटोमा रहने छौं।”

23 तर सीहोनले इस्राएललाई तिनको राज्यको सिमाना भित्रबाट हिंड्नु दिएन अनि आफ्ना मानिसहरूलाई भेला पारेर इस्राएललाई मरुभूमिमा आक्रमण गर्न आए। तिनी यससम्म आए अनि इस्राएलीहरूसित लडाईं गरे।

24 तर इस्राएलीहरूले तिनलाई तरवारको टुप्पोले घोचेर मारे अनि तिनको भूमि अर्नोन नदीदेखि यब्बोक नदी सम्म कब्जा गरे। तिनीहरूले अम्मोनीहरूको सिमानासम्म मात्र लिएर रोकिए कारण अम्मोनीहरूले आफ्नो सिमाना बलियो गरी सुरक्षा गरेका थिए।

25 यसकारण इस्राएलले एमोरीहरूको सबै शहरहरू कब्जामा लिएर त्यही बस शुरू गरे। तिनीहरूले हेशबोन र त्यसको वरिपरिको साना साना शहरहरू पनि आफ्नो अधीनमा लिए।

26 हेशबोन त्यो शहर हो जहाँ अम्मोरीहरूका राजा सीहोन बस्थे। सीहोनले मोआबका राजासित युद्ध गरी तिनको भूमि अर्नोन नदीसम्म कब्जामा लिएका थिए।

27 यसैकारण गाइनेहरूले यो गीत गाँउछन्।

“तिमीहरू हेशबोन शहरमा आऊ, यो पुर्नस्थापित होस्।

सीहोन शहर फेरि बनियोस्।

28 किनभने हेशबोन शहरबाट आगो शुरू भयो

र एउटा ज्वालाला सीहोन शहरबाट शुरू भयो।

यसले अर र मोआबलाई ध्वंश पार्यो।

यसले अर्नोन माथिका उच्च पर्वतहरू जलायो।

29 ए मोआब! तैलाई धिक्कार छ।

ए कमोशका प्रजाहरू हो तिमीहरू नष्ट भयो।

यसले आफ्नो छोराहरूलाई भगोटे बनाए,

छोरीहरूलाई कैद गराए र एमोरीहरूका राजा सीहोनलाई दिएको छ।

30 तर हामीले ती एमोरीहरूलाई जितेका छौं।

हेशबोन देखि दीबोनसम्मै, ध्वंश भयो, र हामीले मेदेबाको नजीक नोपा सम्म, तिनीहरूको शहरहरू नष्ट पारेका छौं।”

31 यसकारण इस्राएलीहरूले एमोरीहरूको भूमि दखल गरे।

32 मोशाले याजेरको शहरमा खूपियाहरू पठाए। मोशाले यसो गरे पछि इस्राएलीहरूले त्यसका वरिपरिका शहरहरू अधीनमा ल्याए अनि एमोरीहरूलाई लखेटे।

33 त्यसपछि इस्राएलीहरू बाशानतिर जाने बाटो लागे। बाशानका राजा ओग आफ्नो सेनाहरू लिएर इस्राएलीहरूलाई भेट्न अघि बढे अनि एदुईमा तिनीहरूसित युद्ध गरे।

34 तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो राजासित नडराऊ, म तिमीलाई जिताउनेछु। हेशबोनमा बसे एमोरीहरूका राजा सीहोनलाई जुन व्यवहार का थियो ओगसित पनि त्यही गर। उसको सबै सेनाहरू र भूमि अधीनमा पार।”

35 यसर्थ इस्राएलीहरूले राजा ओग र उसको सेनाहरूलाई परास्त पारे अनि तिनीहरूले उसको छोराहरू, सेनाहरू तथा उसलाई पनि मारेर उसको भूमि अधीनमा लिए।

22

बिलाम र मोआबका राजा

1 त्यसपछि इस्राएलीहरूले मोआबको यर्दन मैदानहरूमा यात्रा गरे। यरीहो पारी पट्टि यर्दन नदी नजिकै तिनीहरूले पाल हाले।

2 एमोरीहरूलाई इस्राएलीहरूले गरेको व्यवहार सिप्पोरको छोरो बालाकले देखे।

3 इस्राएलीहरू धेरै संख्यामा भएकोले मोआब डराएका थिए।

4 मोआबले मिधानीका बुढा-प्राधानहरूसित कुरा गरे, “हरियो मैदानमा गोरूले घाँस खाएर नष्ट पारे झैं यी धेरै संख्यामा आएका मानिसहरूले हाम्रा वरिपरि भएको प्रत्येक चीज नष्ट पार्नेछन्।”

सिप्पोरको छोरो बालाक त्यस समय मोआबका राजा थिए।

5 बालाकले बओरको छोरा बिलामलाई निमन्त्रण गर्न दूतहरू पठाए जो युफ्रेटिस नदिको नजीकै पातोरमा थिए। तिनीहरूले भने मिश्रबाट एउटा जाति आएका छन् अनि तिनीहरूको छाउनीहरूले सम्पूर्ण भूमि ढाकेको छ।

“अहिले तिनीहरूले मेरो विपरीतमा छाउनी बसाएका छन्।

6 यसकारण अब आएर मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्, कारण तिनीहरू म भन्दा बलिया छन्। यदि तपाईंले त्यसो गर्नु भए शायद म तिनीहरूलाई परास्त पार्न सक्छु किनभने, मलाई थाहा छ, जसलाई तपाईं आशीर्वाद दिनु हुन्छ, उसलाई आशीर्वाद लाग्छ, र जसलाई तपाईंले सराप्नु हुन्छ उसलाई श्राप लाग्छ।”

7 मोआब र मिधानका बुढा-पाकाहरू बिलामसंग कुरा गर्न भनी बाटो लागे। तिनीहरूले भविष्यवाणीको निम्ति आफूसित केही पैसा पनि लिएर गए।

8 तिनीहरू बिलामकहाँ आएर बालाकले भनेको कुरा सुनाए। त्यसपछि बिलामले तिनीहरूलाई भने, “तिमीहरू आज राती यहीं बस अनि म तिमीहरूलाई परमप्रभुले मलाई जे भन्नुहुन्छ सो बताउँछु।” यसर्थ मोआबले पठाएका मानिसहरू बिलामसित बसे।

9 सपनामा परमेश्वरले बिलामलाई दर्शन दिनु भयो र भन्नुभयो, “तिमीसित भएका यी मानिसहरू को हुन्?”

10 बिलामले परमेश्वरलाई उत्तर दिए, “मोआबका राजा सिप्पोरका छोरा बालाकले मकहाँ दूतहरू पठाएका छन्।

11 उनको सन्देश थियो: हेर्नुहोस् यो जाति मिश्रदेशबाट भएको छ र तिनीहरूको छाउनीले देशलाई ढाकी रहेकोछ। अब आउनु होस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्। यदि तपाईंले त्यसो गारिदिनु भयो भने सायद म तिनीहरूलाई लँडाईमा जितेर धपाउन सक्छु।”

12 परमेश्वरले बिलामलाई भन्नुभयो, “तिमी तिनीहरूसित नजाऊ, अनि मानिसहरूलाई नसराप किनभने तिनीहरू म द्वारा अशिशित छन्।”

13 त्यसकारण बिहानै उठेर बालाकद्वारा पठाएका बुढा-पाकाहरूलाई बिलामले भने, “तपाईंहरूको देशमा फर्केर जानुहोस् परमप्रभुले मलाई तिमीहरूसित जानु अनुमति दिनु भएन।”

14 यसर्थ मोआबका बुढा-पाकाहरू उठेर बालाककहाँ गएर भने, “बिलामले हामीसित आउनु अस्वीकार गरे।”

15 एक पल्ट फेरि बालाकले बिलामकहाँ मानिसहरू पठाए। दोस्रो चोटीका बुढा-पाकाहरू पहिलेको भन्दा धेरै ठूला र सम्मानित थिए।

16 तिनीहरू गएर बिलामलाई भने, “सिप्पोरको छोरो बालाकको भनाई यस्तो छ: दयागरी तपाईं म भए कहाँ आउनु तपाईंले आफैँलाई नरोक्नु होस्।

17 किनभने म तपाईंलाई बडो इज्जत साथ सम्मान चढाउनेछु साथै तपाईंले जे भन्नुहुन्छ म मान्नेछु। दया गरी आउनुहोस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्।”

18 तब बिलामले बालाकका मानिसहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको महल दिए पनि म मेरो परमप्रभु परमेश्वरको आज्ञाचाहे ठूलो वा सानो होस् नष्ट गर्दिनँ।

19 यसकारण अरूहरू झैं तिमीहरू पनि आज राती यहि बस। अनि म हेर्छु परमप्रभुले मलाई केही कुरा भन्नु हुन्छ कि।”

20 त्यो राती बिलामलाई सपनामा आएर परमेश्वरले भन्नुभयो, “जब यी मानिसहरू तिमीलाई उनीहरूसित लैजान आएका छन्, तिमी उठेर तिनीहरूसित जाऊ, तर म जे भन्छु त्यो मात्र तिमीले गर्नुपर्छ।”

बिलाम र तिनका गधा

21 यसकारण बिलामले बिहानै उठेर जीन लगाय कसे। त्यसपछि तिनी ती मोआबबाट आएका बुढा-प्राधानसंग संग गए।

22 बिलाम गएको देखी परमेश्वर रिसाउनु भयो र उसलाई रोक्न परमप्रभुका स्वर्गदूत बाटोमा उभिए। बिलाम गधामा चढेका थिए अनि तिनका दुईजना सेवकहरू पनि तिनीसित थिए।

23 जब गधाले परमप्रभुको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहेको देख्यो त्यसले बाटो छाडेर खेततिर गयो। यसर्थ बिलामले त्यस गधालाई बाटोमा फर्काई ल्याउन हर्कायो।

24 त्यसपछि परमप्रभुका स्वर्गदूत दुवै पट्टि ढुङ्गाको पर्खाल भएको दुइवटा दाखको खेत बीच सौँधुरो बाटोमा उभिए,

- 25 जब गधाले परमप्रभुको स्वर्गदूतलाई देख्यो त्यो भित्तमा टाँसियो अनि बिलामको खुट्टा पनि चेप्टाइदियो। यसर्थ बिलामले फेरि त्यसलाई हिकाए।
- 26 त्यसपछि परमप्रभुको स्वर्गदूत अघि बढेर एउटा एकदमै सायँरो गल्ली जहाँ पसेर दाहिनेदेखि फर्कन नसकिने ठाँउमा उभिए।
- 27 परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिकाए।
- 28 त्यसपछि परमप्रभुले गधालाई मुख खोल्ने अनुमति दिनुभयो र त्यसले बिलामलाई भन्यो, “मैले तपाईंलाई के गरे ताकि तपाईंले मलाई यस प्रकारले तीन चोटि हिकाउनु भयो?”
- 29 तब बिलामले गधालाई भने, “तैले मलाई मूख बनाइस। यदि मेरो हातमा तरवार हुँदो हो त म तपाईं अहिले मार्ने थिएँ।”
- 30 गधाले बिलामलाई उत्तर दियो, “के म तपाईंले आफ्नो जीवन भरि आज सम्म चढेको गधा होइन? के मैले यस्तो अधिक कहिले गरेको थिएँ?”
- बिलामले भने, “होइन।”
- 31 त्यसपछि परमप्रभुले बिलामको आँखा खोली दिनुभयो अनि तिनले परमप्रभुको स्वर्गदूतलाई नाङ्गो तरवार लिएर बाटोमा उभिरहेको देखे। तब तिनले आफ्नो शिर निहुर्याए।
- 32 तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “किन तिमीले गधालाई तीन पल्ट हिकाँयो हेर, म तिमीलाई रोक्नको निम्ति बाहिर आए किनभने तिम्रो यात्रा मेरो आज्ञाको विरुद्धमा छ।
- 33 जब गधाले मलाई देख्यो, त्यो तीन पल्ट मबाट तर्कन खोज्यो। यदि यो मबाट नतर्कको भए यो निश्चय थियो कि म तिमीलाई मार्ने थिएँ, तर गधालाई जिउँदै छाडि दिने थिएँ।”
- 34 तब बिलामले परमप्रभुका स्वर्गदूतलाई भने, “मैले पाप गरे कारण मैले जानिन कि तपाईं मलाई रोक्नको निम्ति बाटोमा उभिरहनु भएको थियो। तर यदि मेरो यात्रालाई केही नराम्रो ठान्नु हुन्छ भने म घर फर्कन्छु।”
- 35 तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “तिमी यी मानिसहरूसित जाऊ, तर म जे भन्छु तिमी त्यो मात्र बोल। यसकारण बिलाम मोआबबाट आएका बूढा-प्राधानहरूसंग गए।”
- 36 जब बालाकले बिलाम आउँदैछ भनेको सुने, ऊ मोआबी देशको शहरको उत्तरी सिमाना अन्रोन नदीको नजिक उसलाई भेट्न गए।
- 37 बालाकले बिलामलाई भने, “तपाईं मेरोमा आउनुहोस् भनी निम्तो दिन मैले मानिसहरू पठाएँ? तपाईं किन म भएकहाँ आउनु भएन? के म तपाईंलाई सम्मान गर्न योग्यको छैन?”
- 38 त्यसपछि बिलामले बालाकलाई भने, “हेर। म तिम्रोमा अहिले आएकोछु। म तिमीलाई अहिले नै केही कुरा भन्न सक्छु? म त्यही कुरा मात्र भन्ने छु जो परमप्रभु परमेश्वरले मलाई भन्न लगाउनु हुन्छ।”
- 39 त्यसपछि बिलाम बालाकसित गए। अनि तिनीहरू किर्यत-हसोतमा आए।
- 40 बालाकले गोस्हर र भेडाहरू बलि चढाए अनि बिलाम र मोआबबाट आएका बूढा-प्राधानहरूलाई निमन्त्रणा गरे र खान दिए जो ऊसित आएका थिए।
- 41 भोलिपल्ट बिहानै बालाकले बिलामलाई बमोत- बालमा लिएर गए। त्यहाँबाट तिनले इस्राएली मानिसहरूको केही भाग देखे।

23

बिलामको प्रथम अगमवाणी

- 1 बिलामले भने, “यहाँ सातवटा वेदी बनाऊ। अनि सातवटा सौँढे र सातवटा भेडा मेरो निम्ति तयार पार।”
- 2 बालाकले बिलामको इच्छा पुरा गरिदियो। ती दूजनाले एक-एकवटा सौँढे र भेडा प्रत्येक वेदिमा बलि चढाए।
- 3 त्यसपछि बिलामले बालाकलाई भने, “तिम्रो होमबलिको पछिल्लिर तिमी उभिनु अनि म कहीं जान्छु। शायद परमप्रभुले मलाई भेट्नु हुन्छ होला। उहाँले मलाई जे देखाउनु हुन्छ म तिमीलाई भन्नेछु।” यसर्थ तिनी एउटा पर्वतको शिखरमा गए।
- 4 परमेश्वर बिलामलाई भेट्न आउनुभयो अनि उनले परमेश्वरलाई भने, “मैले सातवटा वेदी बनाएकोछु र एउटा सौँढे र एउटा भेडा बलिको निम्ति प्रत्येक वेदिमा चढाइएको छ।”
- 5 तब परमप्रभुले बिलामलाई उसले के भन्नु पर्ने बताउनु भयो, “बालाककहाँ फर्क र उसलाई यो भन।”
- 6 यसर्थ बिलाम बालाककहाँ फर्के। त्यहाँ बलाक आफूले चढाएको बलिको नजिकै अन्य मोआबका मुख्य व्यक्तिहरूसित उभिरहेका थिए।
- 7 तब बिलामले यी कुराहरू भने:

“बालाक, मोआबका राजाले

मलाई यहाँबाट अरामको पूर्वोत्तर पर्वतहरूमा लगे।

बालाकले मलाई भने,

‘आऊ मेरो निम्ति याकूबलाई शरण।

आऊ इस्राएलका मानिसहरूको विरोधमा बोला।’

8 कसरी म केही कुरालाई सरानु,

जसलाई परमेश्वरले सरापेको छैन,

कसरी म कसैको विरुद्धमा बोल्नु,

जसलाई परमप्रभुले विरोध गर्नु भएको छैन।

9 म पर्वतबाट ती मानिसहरूलाई देख्छु,

म तिनीहरूतिर अग्लो पर्वतबाट हेर्छु,

तिनीहरूले एकान्तमा बस्छन्,

तिनीहरू आफैँलाई जातिहरू मध्येको एक जाति भनी सोच्दैनन्।

10 याकूबका मानिसहरूलाई कसले गन्न सक्छन्?

तिनीहरूको संख्या धूलोको कण जतिकै असंख्य छ।

तिनीहरूका चार भागको एक भाग पनि कसैले गन्न सक्तैन।

मेरो आत्मा अलस मृत्यु पाओस्,

मेरो जीवन तिनीहरूको झै खुशीयालीमा अन्त होस्।”

11 त्यसपछि बालाकले बिलामलाई भने, “तपाईंले मलाई के गर्नु भयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न ल्याए तर तपाईंले तिनीहरूलाई आशीर्वाद दिनुभयो।”

12 बिलामले उत्तर दिए, “म परमप्रभुले भन्नु भएको वचन मात्र बोल्नु होशियार रहनु पर्छ।”

13 त्यसपछि बालाकले उसलाई भने, “तपाईं मसँग यता अर्को ठाँउमा आउनु, जहाँबाट ती मानिसहरूलाई अझ वेशी संख्यामा देख्न सक्नु हुन्छ। तपाईंले तिनीहरू सबैलाई देख्न सक्नुहुन्न खाली एक भाग मात्र देख्न सक्नुहुन्छ। त्यहाँबाट तपाईंले मेरो पक्षमा सराप्नु होस।”

14 तब बालाकले बिलामलाई पिसगा पर्वतको चोटीमा भएको सोफीमको खेतमा लगे अनि त्यहाँ बालाकले सातवटा वेदी बनाई एउटा सौँदे र एउटा भेडा प्रत्येक वेदीमा बलि दिए।

15 तब बिलामले बालाकलाई भने, “यो वेदी नजिक तिमी बस। म परमेश्वरलाई भेट्न त्यस ठाँउमा जान्छु।”

16 यसर्थ बिलामलाई परमप्रभुले भेट्नु भयो अनि बिलामले के भन्नु पर्ने बताई दिनुभयो। परमप्रभुले भन्नुभयो, बालाककहाँ जाऊ अनि यसो भन।

17 यसकारण बिलाम बालाकभए कहाँ गए। बालाक होमबलि को छेउमा उभिरहेको थियो उसले अन्य मोआबका बुढा-प्रधानहरूसित बलि चढाए बालाकले सोधे, “परमप्रभुले के भन्नुभयो?”

बिलामको दोषो अगमवाणी

18 बिलामले आगमवाणी दिए:

“उठ बालाक अनि म जे भन्छु सुन;
सिप्पोरका छोरो, बालाक मेरो कुरा सुन,

19 परमेश्वर मानिस हुनुहुन्न,

यसर्थ उहाँ मर्नुहुन्न,

परमेश्वर मानव हुनुहुन्न,

यसर्थ उहाँको निर्णय परिवर्तन हुँदैन।

यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु,

तब उहाँले गर्नुहुन्छ।

यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए,

प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ।

20 परमप्रभुले मलाई भन्नुभयो, ती मानिसहरूलाई आशीर्वाद देऊ,

परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनु भएकोछ, यसर्थ म त्यो बदलाउन सकिनेँ।

21 परमेश्वरले याकूबका मानिसहरूमा कुनै बूटी पाउनु भएन,

इसाएलका मानिसहरूमा परमेश्वरले पाप देख्न भएन।

परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ,

अनि उहाँ तिनीहरूको साथ हुनुहुन्छ।

ती महान राजा तिनीहरूसित हुनुहुन्छ!

22 परमेश्वरले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो,

तिनीहरू जंगली सौँदे झैं बलिया छन्।

23 याकूबका मानिसहरूलाई परास्त गर्ने अर्को कुनै शक्ति छैन।

कुनै यस्तो उपाए छैन कि इस्राएलका मानिसहरूलाई रोक्न सकोस।

याकूब र इस्राएली मानिसहरूको विषयमा, मानिसहरू भन्दछन्,

‘परमेश्वरको महान सृष्टिलाई हेर!’

24 ती मानिसहरू सिंह झैं बलिया छन् सिंह झैं लड्छन्।

अनि आफ्नो शत्रुलाई परास्त नपारे सम्म त्यो सिंह विश्राम गर्दैन।

अनि त्यो सिंहले विश्राम नै लिदैन

जब सम्म आफ्नो शत्रु ती मानिसहरूको रगत पिउँदैन।”

25 बालाकले बिलामलाई भने, “आज देखि, तिमी मानिसहरूलाई आशिष अथवा सराप दिनु हुँदैन।”

26 बिलामले उत्तर दिए, “मैले तिमीलाई अधि नै भने कि परमप्रभुले जे भन्न लगाउनु हुन्छ म त्यो मात्र भन्छु।”

27 तब बालाकले बिलामलाई भने, “अब मसँग आउनु होस अर्को ठाँउमा। हुन सक्छ परमेश्वर खुशी भएर ती मानिसहरूलाई सराप अनुमति दिनुहुन्छ।”

28 यसर्थ बिलामलाई बालाकले पोर पर्वतको चुचुरामा लगे। यहाँबाट मरूभूमि देखिन्थ्यो।

29 बिलामले भने, “सातवटा वेदी बनाऊ। त्यसपछि वेदीमा बलिको निम्ति सातवटा सौँदे र सातवटा भेडाहरू तयार पार।”

30 बालाकले ठीक पारे अनि वेदीहरूमा ती सौँदे र भेडाहरू बलि चढाए।

24

बिलामलाई तेस्रो अगमवाणी

1 जब बिलामले चाल पाए कि परमप्रभु इस्राएलीहरूलाई आशीर्वाद दिनमा खुशी हुनुहुन्छ, तिनले आफ्नो जादु टुनाहरू प्रयोग गरेनन्, तर तिनी मरूभूमि तिर फर्केर हेरे।

2 जब बिलामले मरूभूमि तिर हेरे तिनले इस्राएली मानिसहरूलाई आफ्नो-आफ्नो कुल गरि छाउनीहरूमा बसेको देखे। त्यसपछि परमेश्वरको आत्मा तिनीभित्र आयो।

3 अनि बिलामले यो अगमवाणी दिए:

“यो समाचार बओरका छोरो बिलामबाट हो।

म ती चीजहरूको विषयमा भन्दैछु जो म स्पष्ट देख्छु।

4 म यो वाणी परमेश्वरबाट सुन्छु।

परमेश्वर सर्वशक्तिमानले जे देखाउनु भयो मैले त्यो देखे।
म जो स्पष्ट देख्छु त्यो विनम्र भई भन्छु।

5 “हे याकूबका मानिसहरू हो तिमीहरूका पालहरू कति सुन्दर छन्।

हे इस्राएलका बासिन्दाहरू हो! तिमीहरूका छाउनीहरू कति राम्रा छन्।

6 तिमीहरूको पालहरू

नदी किनारका बगैँचाहरू जस्तै

एकै पंतीमा रोपिएका ताडका रूखहरू फैलिए जस्तै,

परमप्रभुले रोप्नु भएको घिउकुमारी जस्तै,

पानी नेरको देवदारहरू जस्तै

फैलिएका छन्।

7 तिनीहरूका बाल्टीहरू पानीले भरिएर पोखिनेछन्,

अनि तिनीहरूका बीउहरूले प्रशस्त पानी पाउने छन्।

तिनीहरूका राजा आगाग भन्दा ठुलो हुनेछ,

अनि तिनीहरूको राज्य बढ्नेछ।

8 “परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट ल्याउनु भयो,

तिनीहरूको निम्ति जङ्गली सडिको सीङ जस्तै शक्तिशाली हुनुहुन्छ।

ती इस्राएलीहरूले आफ्नो शत्रुहरूलाई निल्नेछन्,

र तिनीहरूको हड्डी फुटाएर चूर्ण गर्नेछन्। अनि तिनीहरूलाई आफ्नो बाणहरूले छेड्नेछ।

9 विश्राममा तिनीहरू

सिंह झै सुत्नेछन्

अनि सिंह झै छन्,

तिनीहरूलाई कसले बिउँझाउने?

तिनीहरूलाई आशीर्वाद दिने

आशीर्षित हुन्छन्,

अनि तिनीहरूलाई

सराप्ने श्रापित हुन्छन्।”

10 बिलामसित बालाक रिसाए हात पक्डिएर, तिनले बिलामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएको थिएँ तर तिमीले तिनीहरूलाई तीन पल्ट आशीर्वाद दियो।

11 अब तिमी झट्टै आफ्नो घरमा जाऊ। मैले भनेको थिएँ कि म तिमीलाई ठुलो सम्मान दिनेछु, तर परमप्रभुले तिमीलाई सम्मान पाउनुबाट बञ्चित गराउनु भयो।”

12 बिलामले बालाकलाई भन्यो, “के मैले तिम्रा दूतहरूलाई भनेको थिएँनै।

13 “यदि बालाकले सुन र चौंटीले परिपूर्ण महल दिए पनि म परमप्रभुको आज्ञा विरुद्ध केही गर्दिनँ? म त्यही गर्छु जो परमप्रभुले भन्नुहुन्छ।”

14 अब म आफ्नो घरमा फर्केर जान्छु। तर म तिमीलाई चेतावनी दिन्छु कि यी इस्राएलका मानिसहरूले तिमी र तिम्रा मानिसहरूलाई भविष्यमा के गर्नेछन्, सुन।”

बिलामको अन्तिम अगमवाणी

15 तब बिलामले यी कुराहरू भने:

“यो बओरको छोरो बिलाम

जसले आफ्नो आर्खौंले सफासंग देख्न सक्छ,

16 कसले परमेश्वरको वचन सुन्न सक्छ,

अनि कसले सर्वउच्च परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्छ?

सर्वशक्तिमान परमेश्वरले यो कुराहरू देखाउनु भयो त्यो मैले देखेँ।

म नम्रता पूर्वक तपाईंलाई भन्छु के म स्वच्छ देख्दछु।

17 “म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन,

म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन।

एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ,

इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ।

मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्ययाउनुहुनेछ

अनि शेतको वंशने ध्वंस पार्नु हुनेछ।

18 इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ,

एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ

जब इस्राएलले बहादुरी देखाउनेछ।

19 “याकूबको वंशबाट शासक आउनेछ,

र त्यस शहरमा बाँचेकाहरूलाई ध्वंस पार्नेछ।”

20 बिलामले अमालेकी मानिसहरूलाई हेरेर अगमवाणी दिए:

“राष्ट्रहरूमा अमालेक सबै भन्दा शक्तिशाली हो।
तर ध्वंश हुनेछ अमालेक पनि।”

21 तब बिलामले कनानी मानिसहरूलाई हेरेर अगमवाणी बोले:

“चटानमा बनिएको गुँड जस्तै
तिमीहरू सुरक्षित छौ।

22 तर केनीहरू पनि ध्वंश पारिनेछन्
जब अश्शरले तिमीहरूलाई कैदी बनाउनेछ।”

23 बिलामले तब फेरि अगमवाणी बोले:

“हाय! को जीवित रहन सक्छ जब परमेश्वरले यस्तो गर्नु हुन्छ?”

24 जहाजहरू किर्तीमको किनारबाट आउनेछन्
र तिनीहरूले अश्शर र एबरलाई परास्त पार्नेछन्।
तर तिनीहरू पनि ध्वंश गराइनेछन्।”

25 त्यसपछि बिलाम उठेर घर फर्के अनि बालाक पनि आफ्नो बाटो लागे।

25

पोरमा इस्राएलीहरू

- 1 शिर्तीमा जब इस्राएलीहरू बस्दै थिए, त्यति बेला इस्राएली पुरुषहरूले मोआबी स्त्रीहरूसित शारीरिक सम्बन्ध राख्न थाले।
- 2 मोआबी स्त्रीहरूले तिनीहरूलाई आफ्नो पूजा आजमा भाग लिन बोलाए। यसर्थ तिनीहरूले आफ्नो देवताहरूलाई चढाएको बलिहरू इस्राएली मानिसहरूले खाए अनि ती देव-देवताहरू पूजन थाले।
- 3 यसरी इस्राएलीहरूले पोरको बाल-देवता पूजन थाले। यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनु भयो।
- 4 परमप्रभुले मोशालाई भन्नुभयो, “यो मानिसहरूका सबै नायकहरूलाई बोलाऊ र तिनीहरूलाई परमप्रभु अघि लगेर समान्य जनसाधारणको सामुन्ने झण्डाई देऊ। त्यस पछि परमप्रभु इस्राएलका मानिसहरूसित रिसाउनु हुनेछैन।”
- 5 मोशाले इस्राएलका न्यायकर्तालाई भने, “तिमीहरू प्रत्येकले आफ्नो परिवार समूहमा त्यस्ता व्यक्तिहरू खोज्नु पर्छ जसले मानिसहरूलाई पोरको बाललाई झटा देवतालाई पूजन प्रोत्साहन दिए। तब तिमीहरूले त्यस्ता मानिसहरूलाई मार्नुपर्छ।”
- 6 जति बेला मोशा अनि इस्राएली समूह भेट हुने पालको प्रवेशद्वारमा भेला भएका थिए त्यति बेला एक इस्राएली पुरुषले एडटी मिघानी स्त्रीलाई उसको पालमा ल्यायो। त्यो मोशा तथा अन्य सबै इस्राएली मानिसहरूले देखिरहेका थिए। तिनीहरू रुन थाले।
- 7 हास्नको नाति एलाजारका छोरो पीनहासले त्यसरी एडटी स्त्रीलाई पालभित्र लगेको देख्यो। यसर्थ पीनहासले सभा त्यागेर आफ्नो भाला बोकेर।
- 8 त्यस इस्राएली व्यक्तिलाई पछ्याउँदै पालभित्र गयो। त्यसपछि पालभित्रै त्यस स्त्री र इस्राएली पुरुषको शरीरमा भाला रोपी मारी दियो। त्यस बखतमा त्यहाँ इस्राएलीहरू महामारीको प्रकोपमा थिए अनि जब पीनहासले ती दूजनालाई मायाँ त्यो महामारी थाभियो।
- 9 त्यस महामारीको प्रकोपमा 24,000 मानिसहरू मरे।
- 10 परमप्रभुले मोशालाई भन्नुभयो,
- 11 “एलाजारको छोरो पूजाहारी हास्नको नाति पीनहासले इस्राएलका मानिसहरूलाई मेरो क्रोधबाट बचायो। उसले यो काम गर्‍यो किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो। यसकारण क्रोधित हुँदा इस्राएलका मानिसहरूलाई मारे।
- 12 यसकारण पीनहासलाई भनिदेऊ, म ऊसित शान्तिको करार राख्छु।
- 13 शान्तिको सम्झौता यो हो: ऊ अनि उसका आउने भावि सन्तान सदा सर्वदाको निम्ति पूजाहारीहरू भई रहनेछन्। किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो र उसले इस्राएली मानिसहरूलाई प्रायश्चित्त गरायो।”
- 14 जो व्यक्ति मिघानी स्त्रीसित मर्यो। त्यो थियो शिमोन कुल परिवारको प्रमुख सालको छोरो जिर्मी।
- 15 त्यो मर्ने स्त्रीको नाम सरकी छोरी कोजबी थिई। सर मिघानी वंश घरानाको मुखिया थियो।
- 16 परमप्रभुले मोशालाई भन्नुभयो,
- 17 “मिघानी मानिसहरूसित शत्रु भई तिनीहरूलाई परास्त गर।
- 18 किनभने छल गरेर झटा देवता पूजन लगाई, मिघानका मुखियाकी छोरी कोजबी जो पोर घटनाको कारणले इस्राएलीहरूमा महामारीले सताएको वखतमा मारिएकी थिई, यसकारण तिमीहरू तिनीहरूको शत्रु बने।”

26

मानिसहरूको गन्ती

- 1 त्यो डलाम्यो महामारी पछि परमप्रभुले मोशा र पूजाहारी हास्नको छोरो एलाजारलाई भन्नुभयो,
- 2 “सम्पूर्ण इस्राएली मानिसहरूको समुदायमा जो बीस वर्ष अथवा वेशी उमेरका छन्। तिनीहरूलाई गन र तिनीहरूलाई लडाँईमा जान उपयुक्त हुने परिवार अनुसार सूची बनाऊ।”
- 3 यसकारण मोशा र पूजाहारी एलाजारले तिनीहरूसित यरीहोको पारी यर्दन नदीको नजिक मोआबको मैदानमा कुरा गरे। तिनीहरूले भने,
- 4 “इस्राएलका सबै मानिसहरू जो बीस वर्ष भन्दा माथिको छ सबैको गन्ती गर, परमप्रभुले मोशा र इस्राएलीहरूलाई आज्ञा गर्नु भए जस्तो जो मिश्रबाट बाहिर आए।”
- 5 स्बेन इस्राएलको जेठो छोरो हो। स्बेनका सन्तान यस प्रकारले छन्;
ह्नोकबाट ह्नोकीहरूको कुलसमूह,

- पल्लुबाट पल्लुईहरूको कुल समूह,
 6 हिप्पोनबाट हिप्पोनीहरूको कुलसमूह,
 कर्मीबाट कर्मीहरूको कुल समूह।
 7 स्बेनहरूका कुलका कुलसमूह यिनीहरू नै थिए। मानिसहरूको जन संख्या 43,730 थियो।
- 8 पल्लुका छोरो एलीआब थिए।
 9 एलीआबका छोराहरू नमएल, दातान र अबीराम थिए। यी तिनि दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हास्नको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको बीचमा थिए।
 10 अनि पृथ्वी चँकिएर मुख बायो अनि कोरह र तिनीहरूलाई निल्यो। जब कोरहको अनुयायीहरू मरे अनि जब 250 जना मानिसहरूलाई आगोले भस्म पार्यो मानिसहरूलाई चेतवनीको निम्ति एउटा दृष्टान्त भयो।
 11 तर कोरहका छोराहरू मरेनन्।
- 12 कुलसमूह अनुसार शिमोनको सन्तानहरू यी नै हुन्;
 नमएलबाट नमएलको कुलसमूह,
 यामीनबाट यामीनीहरूको कुलसमूह,
 याकीनबाट याकीनीको कुलसमूह,
 13 जेरहबाट जेरहीहरूको कुलसमूह,
 शाऊलबाट शाऊलहीहरूको कुलसमूह,
 14 शिमोनहरूका कुलका कुलसमूहहरू यी नै थिए। तिनीहरूमा जम्मा 22,200 मानिसहरू थिए।
- 15 तिनीहरूको कुलसमूह अनुसार गादको कुलसमूह यस प्रकारको थियो:
 सपोनबाट सपोनीहरूको कुलसमूह,
 हागैबाट हागैहरूको कुलसमूह,
 शनीबाट शनीहरूको कुलसमूह,
 16 ओजनीबाट ओजनीहरूको कुलसमूह,
 एरीबाट एरीहरूको कुलसमूह,
 17 अरोदाबाट अरोदाहरूको कुलसमूह
 अरेलीबाट अरेलीहरूको कुलसमूह भए।
 18 गादाहरूको कुलका कुलसमूहहरू यस प्रकारका थिए र तिनीहरूको जन संख्या 40, 500 थियो।
- 19-20 यहदाका छोराहरू एर र ओनान थिए र तिनीहरू कनान देशमा मरे। तिनीहरूको कुलसमूह अनुसार यहदाको सन्तान यस प्रकारको थियो:
 शेलहबाट शेलानीहरूको कुलसमूह,
 पेरिसबाट पेरिसीहरूको कुलसमूह,
 जेरहबाट जेरहातीहरूको कुलसमूह भए।
 21 पेरिसका सन्तानहरू यस प्रकारका थिए:
 हेप्पोनबाट हेप्पोनीहरूको कुलसमूह,
 हम्लबाट हम्लीहरूको कुलसमूह।
 22 यहदाको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जम्मा जन-संख्या 76,500 थियो।
- 23 तिनीहरूको कुलसमूह अनुसार इसाकारको सन्तान यस प्रकारको थियो:
 तोलाबाट तोलाहीहरूको कुलसमूह,
 पुव्वाबाट पुव्वाहीहरूको कुलसमूह।
 24 याशबबाट याशबीहरूको कुलसमूह,
 हिप्पोनबाट हिप्पोनीहरूको कुलसमूह।
 25 इसाकारको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 64,300 थियो।
- 26 तिनीहरूको कुलसमूह अनुसार जबलूनको सन्तान यस प्रकारको थियो:
 सेरेदबाट सेरेदीहरूको कुलसमूह,
 एलोनबाट एलोनीहरूको कुलसमूह,
 यहलेलबाट यहलेलीको कुलसमूह भए।
 27 जबलूनको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 60,500 थियो।
- 28 यूसुफका मनश्शे र एप्रैम नाम गरेका दुई जना छोराहरू थिए।
 29 मनश्शेबाट भएका सन्तानहरू यिनीहरू नै हुन्
 माकीरबाट माकीरी कुलसमूह, (माकीर गिलादका बाबु थिए)
 गिलादबाट गिलादीहरूको कुलसमूह,
 30 गिलादबाट भएका सन्तानहरू:
 ईएजेरेबाट ईएजेरीहरूको कुलसमूह,
 हेलेकबाट हेलेकीहरूको कुलसमूह,
 31 अश्रीएलबाट अश्रीलीहरूको कुलसमूह,
 शेकेमबाट शेकेमीहरूको कुलसमूह,

- 32 शमीदाबाट शमीदीहरूको कुलसमूह,
हपेरबाट हेपेरीहरूको कुलसमूह
- 33 सलोफाहद हेपेरका छोरो थिए। यिनीबाट कुनै छोरो जन्मेन तर छोरीहरू मात्रै जन्मे। शलोफाहदका छोरीहरू थिए महला, नोआ, होग्लाह,
मिल्का अनि तिसा।
- 34 मनश्शेको कुलको कुलसमूहहरू यस प्रकारको छ। तिनीहरूको जन संख्या 52,700 थियो।
- 35 एप्रैमको कुलसमूह यस प्रकार छः
शतेलहबाट शतेलहीहरूको कुलसमूह,
बेकेरबाट बेकेरीहरूको कुलसमूह,
तहनबाट तहनीहरूको कुलसमूह।
- 36 शतेलहका कुलसमूह यस प्रकारका थिएः
एरानबाट एरानीहरूको कुलसमूह।
- 37 एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या 32,500 थियो। यस्फको कुल कुलसमूहहरू तिनीहरू नै हुन्।
- 38 बिन्यामीनका कुलसमूहहरू यिनीहरू हुन्;
बेलाबाट बेलाही कुलसमूह,
अशबेलबाट अशबेलिहरूको कुलसमूह,
अहीरामबाट अहीरामीहरूको कुलसमूह,
39 शपामबाट शपामीहरूको कुलसमूह
हपामबाट हपामीहरूको कुलसमूह भए।
40 अर्द र नामन बेलाका छोराहरू हुन्;
अर्दबाट अर्दीहरूको कुलसमूह,
नामानबाट नामानीहरूको कुलसमूह भए।
- 41 बिन्यामीनको कुलका कुलसमूहहरू यिनीहरू नै थिए। तिनीहरूको जन-संख्या 45,600 थियो।
- 42 दानका कुलसमूह यिनीहरू हुन्;
सहामबाट शहामीहरूको कुलसमूह
- 43 दानको कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि सबै सहामीहरूको जन-संख्या 64,400 थियो।
- 44 आशेरको कुलसमूहहरू यस प्रकार थिएः
यिम्नाहबाट यिम्नानीहरूको कुलसमूह,
यिशवी बाट यिश्वीहरूको कुलसमूह,
बेरीयहबाट बेरीयाहरूको कुलसमूह,
- 45 बेरीयाहबाट यी परिवारहरू थिएः
हेबेरबाट हेबेरीहरूको कुलसमूह,
मल्कीएलबाट मल्कीएहरूको कुलसमूह।
- 46 (आशेरको सेरह नाम गरकी छोरी थिई)।
- 47 कुलसमूह अनुसार आशेरकुलका यही कुलसमूहहरू थिए र तिनीहरूको जन-संख्या 53,400 थियो।
- 48 कुलसमूह अनुसार नतालीबाट यी कुलसमूहहरू थिएः
यहसेलबाट यहसेलीहरूको कुलसमूह,
गुनीबाट गुनीहरूको कुलसमूह
49 येसेरबाट येसेरीहरूको कुलसमूह
शिल्लेमबाट शिल्लेमीहरूको कुलसमूह।
- 50 कुलसमूह अनुसार नताली कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि यिनीहरूको जन-संख्या 45,400 थियो।
- 51 यसर्थ इस्राएली मानिसहरूको जन-संख्या 6,01,730 थियो।
- 52 परमप्रभुले मोशालाई भन्नुभयो,
53 “यी मानिसहरू माझ भूमि वितरण गरिन्छ र तिनीहरूलाई दिइन्छ। यसरी ती सबै गन्तीमा परेका मानिसहरू प्रत्येकले प्रशस्त भूमि पाउनेछन्।
54 तूले परिवारले धेरै र सानो परिवारले कमती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ।
55 तर कसले कुन इलाका पाउने हो त्यो चिन्ना द्वारा निर्णय गरिनेछ अनि आफ्ना पुर्खाका कुल अनुसार नाममा तिनीहरू आफ्नो इलाका निर्धारित हुनेछ।
56 प्रत्येक कुल समूहको अंश चिन्ना द्वारा निर्धारण गरिनेछ।”
- 57 कुलसमूह अनुसार गन्ती गरिएका लेवी कुलका कुलसमूहहरू यिनीहरू नै हुन्।
गेशोनबाट गेशोनीहरूको कुलसमूह
कहातबाट कहातीहरूको कुलसमूह
मरारीबाट मरारीहरूको कुलसमूह भए।
- 58 लेवी कुलको कुलसमूहहरू यी नै हुन्।

लिब्नीहस्को कुलसमूह,
हेब्रोनीहस्को कुलसमूह,
महलीहस्को कुलसमूह,
मूशीहस्को कुलसमूह,
कोरहीहस्को कुलसमूह।

कहात अग्रामका पिता थिए।

59 अग्रामकी पत्नीको नाम योकेबेद थियो अनि तिनी लेवी कुलसमूहकी थिइन्। तिनी मिश्रदेशमा लेवी कुलमा जन्मेकी थिइन्। अनि योकेबेल आग्रामका निम्ति, हास्न, मोशा र मरियमलाई जन्माइन्।

60 हास्न नादाब, अबीह, एलाजार अनि इतामारका पिता थिए।

61 तर नादाब र अबीह परमप्रभुको अधि अनुमति नभएको आगोमा बलि चढाएको कारणले मरे।

62 एक महीना र अधिक उमेरका पुरुष गन्दा लेवीहस्को संख्या 23,000 थियो। तिनीहस् मानिसहस्सित गनिएनन कारण तिनीहस्ले इस्राएलका मानिसहस्सित भूमिमा अंश पाएनन्।

63 यी मानिसहस्को गन्ती मोशा र पूजाहारी एलाजारले गरेका थिए। मोशा र एलाजार पूजाहारीले इस्राएली मानिसहस्को गन्ती यरीहोको पारी यर्दन नदीको किनार मोआबको मैदानमा गरेका थिए।

64 धेरै दिन अधि सिने मरुभूमिमा मोशा र हास्नले जुन इस्राएली मानिसहस्को गन्ती गरेका थिए तिनीहस् मरिसके अनि तिनीहस्मा कोही पनि जीवित थिएनन्।

65 किन? किनभने तिनीहस् मरुभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहस् मध्ये बाँचेकाहस् हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशु।

27

सेलोफाकी छोरीहस्

1 सेलोफादका पाँच जना छोरीहस् थिए, सेलोफा हेपेरको छोरा थिए, हेपेर गिलादका छोरा थिए, गिलाद माकीरका छोरा थिए, माकीर मनशेका छोरा थिए र मनशे यूसफका छोरा थिए। तिनीहस्को नाम यस प्रकारको थियो: महला, नोआ होला, मिल्का र तिसा।

2 तिनीहस् भेट हुने पालामा मोशा, पूजाहारी एलाजार, नायकहस् र सारा इस्राएली समुदायको सामुन्ने उभिएर भने,

3 “हाम्रा पिता मरुभूमिमा मर्नुभयो। उहाँ कोरहका अनुयायीहस् जो परमप्रभुको विरुद्धमा गए, तिनीहस्सित हुनु हुँदैन थियो। उहाँ पुत्रहीन हुनुहुन्थ्यो र आफ्नै पापले मर्नुभयो।

4 उहाँको छोरो थिएन भन्दैमा किन उहाँको नाम आफ्नो वंशमा रहँदैन? हामीलाई पनि हाम्रो पिताको दाज्यू-भाईहस्को बराबरमा जमीन दिनुहोस्।”

5 यसर्थ मोशाले यो मामिला परमप्रभु अधि राखे।

6 परमप्रभुले मोशालाई भन्नुभयो,

7 “सेलोफाकी छोरीहस्ले गरेको बित्ति न्यायसंगत छ र तिनीहस्ले आफ्नो पिताको दाज्यू-भाईहस्सितै जमीनको अंश पाउनु पर्छ। यसर्थ जुन जमीन तिमीले तिनीहस्को पितालाई दिने थियो त्यो जमीन तिनीहस्लाई देऊ।

8 “इस्राएलका मानिसहस्को निम्ति यो नियम बनाएर राख, ‘यदि पुत्रहीन व्यक्ति मरे उसको सबै सम्पत्ति उसकी छोरीहस्ले पाउनेछन्।

9 उसकी छोरी पनि नभएको खण्ड त्यो सम्पत्ति उसको आफ्नो दाज्यू-भाईले पाउनेछ।

10 फेरि यदि उसको दाज्यू-भाई नभएको खण्डमा उसको काका-बडा-बाबुले पाउनेछ।

11 उसको काका-बडा-बाबुहस् पनि नभएको खण्डमा उसको सम्पत्ति आफ्नो साख्खै आफन्तहस्ले पाउनेछन्। इस्राएलका मानिसहस्मा यो नियम रहन्छ। यो आज्ञा परमप्रभुले मोशालाई दिनु भएको हो।”

यहोशु नयाँ अगुवा

12 त्यस पछि परमप्रभुले मोशालाई भन्नुभयो, “यर्दन नदीको मरुभूमिको पहाडमा जाऊ। त्यहाँ तिमीले मैले इस्राएलका मानिसहस्लाई दिन लागेको भूमि देखेछौ।

13 त्यो भूमि देखे पछि तिम्रो दाज्यू हास्न जस्तै तिमी पनि मर्नेछौ।

14 किनभने, सनिको मरुभूमिमा मानिसहस्ले पानीको निम्ति मसंग माग्दा तिमीले मेरो आज्ञा उलघन गरेका थियौ। तिनीहस्को सामुन्ने तिमीले मलाई सम्मान राखेनौ।” (यो घटना सनिको मरुभूमिमा कादेश नजिकको मरीबाको पानीहस्मा भएको थियो।)

15 मोशाले परमप्रभुलाई भन्नुभयो,

16 “परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहस्ले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु, म प्रार्थना गर्छु कि यी मानिसहस्को निम्ति एउटा मानिस अगुवा चुनदिनु होस्।

17 म प्रार्थना गर्छु कि तपाईंले एउटा मानिस अगुवा चुनदिनु होस् ताकि उसले यी मानिसहस्लाई यस भूमि देखि नयाँ भूमिमा अगुवाई गरेर लानेछ। त्यसो भए परमप्रभुका मानिसहस् गोठाला बिनाका भेडाहस् जस्ता हुनेछैनन्।”

18 त्यसकारण परमप्रभुले मोशालाई भन्नुभयो, “यहोशु नूनको छोरो यी मानिसहस्का नयाँ अगुवा हुनेछन्। ऊसित आत्माको ज्ञान छ तिम्रो हातहस् उसको शिर माथि राखेर उसलाई अगुवा झैं नियुक्त गर।

19 तिनलाई पूजाहारी एलाजार अनि सारा मानिसहस्को अधि राख र अगुवा बनाऊ।

20 “उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समुदायले उसलाई सुन्ने छ।

21 यदि यहोशुले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उतर जान्नेको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशु र अन्य सबै इस्राएलीहस् परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहस् युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहस्, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, तब तिनीहस् घर जानेछन्।”

22 परमप्रभुको आज्ञा अनुसार मोशाले गरे। उनले यहोशुलाई इस्राएलका सारा समुदाय तथा पूजाहारीको सम्मुख उभ्याए।

23 त्यसपछि यहोशु माथि मोशाले हात राखे अनि परमप्रभुले तिनलाई दिनु भएको आज्ञा दिए।

28

दैनिक बलिहस्

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
- 2 “इसाएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगो द्वारा चढाउने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ।
- 3 अनि तिमीहरूलाई भन: प्रत्येक दिन नियमित रूपमा एक वर्ष दुइवटा निष्खोट थुमाहरू निरन्तर होमबलि चढाउनु पर्छ।
- 4 एउटा थुमा बिहान र अर्को एउटा घाम अस्ताइ सकेपछि तर अँध्यारो हुन अघि चढाउनु पर्छ।
- 5 अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।”
- 6 (परमप्रभुको निम्ति मीठो वासा आउने बलि नियमित रूपले सँगै पर्वतमा दिन थालिएको हो।)
- 7 “एउटा थुमासित हीनको एक पावा गरेर अर्धबलि पनि दिनुपर्छ। त्यो पेय उपहार चाँहि पवित्र स्थानमा परमप्रभुलाई चढाऊ।
- 8 त्यसपछि गोधूली बेलामा दोस्रो थुमासित अन्न बलि र अर्धबलि परमप्रभुलाई सन्तुष्ट पार्न सुगन्धित वासना आउने उपहार चढाऊ।

विश्राम का बलिहरू

- 9 “विश्रामको दिनमा पनि एक वर्ष निष्खोट दुइवटा थुमा, एपको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो अर्धबलिसित चढाऊ।
 - 10 नियमित रूपमा चढाउने गरेको दैनिकबलिसित विश्रामको दिनमा पनि होमबलि गर।”
- मासिक बैठक
- 11 “प्रत्येक महीनाको पहिलो दिन वथानबाट दुइवटा जवान गोरूहरू, एउटा भेंडा एक वर्ष सातवटा थुमाहरू होमबलिमा तिमीहरूले चढाउनु पर्छ। ती सबै बलिमा चढाइएका पशुहरू एकदमै निष्खोट हुनु पर्छ।
 - 12 प्रत्येक साँढेसित तेलले मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो अनि प्रत्येक भेडासित तेलले मुछेको एपको दश खण्डको दुई खण्ड अन्नबलिको निम्ति र
 - 13 प्रत्येक थुमासित तेलमा मुछेको एपको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलिको निम्ति चढाउनु पर्छ।
 - 14 प्रत्येक गोरूको निम्ति आधा हीन दाखरस, प्रत्येक भेडाको निम्ति हीनको तीन खण्डको एक खण्ड र प्रत्येक थुमाको निम्ति हीनको चार खण्डको एक खण्ड अर्धबलि स्वल्प दाखरस चढाउनु पर्छ। वर्षको प्रत्येक महीनाको हरेक औसीमा चढाउनु पर्ने होमबलि यही हो।
 - 15 होमबलिको अर्धबलि अतिरिक्त तिमीहरूले पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ।

निस्तारका चाड

- 16 “पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ।
- 17 त्यही महीनाको पन्ध्रौं दिनमा अखमिरी रोटी सात दिन सम्म खाने शुरू हुन्छ।
- 18 यो चाडको पहिलो दिन एउटा विशेष सभा राखियोस। त्यसदिन तिमीहरूले केही काम गर्नु हुँदैन।
- 19 त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर एउटा भेंडा र सातवटा एक वर्ष थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ।
- 20 तिनीहरूसित प्रत्येक साँढेसित तेलमा मुछेको एपको दश खण्डको तीन खण्ड, मसिनो पीठो, भेडासित एपको दश खण्डको दुई खण्ड मसिनो पीठो,
- 21 र सातवटा थुमाहरूसित प्रत्येकको एपको दश खण्डको एक खण्ड गरी मसिनो पीठोको अन्नबलि चढाउनु पर्छ।
- 22 तिमीहरूलाई प्रायश्चित्त गर्नका निम्ति पापबलिको लामो एउटा बाख्रा बलि चढाउनु पर्छ।
- 23 तिमीहरूले प्रत्येकदिन बिहान दिने बलिहरूको अतिरिक्त यी बलिहरू चढाउनु पर्छ।
- 24 “यस्तै प्रकारले मिठो सुगन्धित उपहार परमप्रभुलाई सन्तुष्ट तुल्याउन होमबलि र अन्नबलि चढाउनु पर्छ। बलिहरू मानिसहरूको निम्ति भोजन हुनेछ। यो बलि प्रत्येक दिन चढाउने होमबलि र अर्धबलिको अतिरिक्त हो।
- 25 “सातौं दिन तिमीहरूले आफ्नो कुनै कार्य नगर्नु र त्यसदिन एउटा विशेष सभा राख्।

सातौं दिनका चाडहरू (पेन्तिकोस)

- 26 “अगोटे फलहरूको दिनहरूमा, सातौं दिनका चाडहरूमा, तिमीहरूले परमप्रभुलाई नयाँ अन्नको बलि चढाउनुपर्छ त्यस दिन तिमीहरूले एउटा पवित्र सभा बोलाउनुपर्छ। तर त्यसदिन तिमीहरूले कुनै कार्य गर्नुहुँदैन।
- 27 तिमीहरूले परमप्रभुलाई मिठो सुगन्धले खुशी पार्नको निम्ति दुइवटा बहर, एउटा भेडा र सातवटा एक वर्ष थुमाहरू होमबलि चढाउनु पर्छ।
- 28 प्रत्येक बाछ्रासित तेलमा मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो भेडासित एपको दश खण्डको दुई खण्ड मसिनो पीठो,
- 29 अनि सातवटा थुमाहरू प्रत्येकको निम्ति एपको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलि चढाउनु पर्छ।
- 30 तिमीहरूको प्रायश्चित्तको निम्ति एउटा बोको पनि बलि चढाउनु।
- 31 तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्धबलि पनि चढाउनु पर्छ। बलि चढाउने पशुहरू एकदमै निष्खोट हुनु पर्छ।

29

तुरहीको चाड

- 1 “सातौं महीनाको पहिलोदिन तिमीहरूको निम्ती एउटा विशेष सभा डाकिनु पर्छ। त्यस दिन तिमीहरूले कुनै अरु परिश्रम गर्नु हुँदैन। त्यो दिन तिमीहरूको निम्ति तुरही बजाउने दिन हुन्छ।
- 2 तिमीहरूले एउटा बाछ्रा बथानबाट, एउटा भेडा र सातवटा एक वर्ष थुमाहरू परमप्रभुलाई मिठो सुगन्ध दिने होमबलि चढाउनेछौ। यी पशुहरू सबै निष्खोट हुनुपर्छ।
- 3 परमप्रभुलाई अन्नबलिको निम्ति तेलमा मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो साँढेसित, एपको दश खण्डको दुई खण्ड भेडासित,
- 4 अनि एपको दश खण्डको एक खण्ड गरी सातवटा थुमाहरूमा प्रत्येक थुमाहरूसित चढाउनु पर्छ।
- 5 तिमीहरूले एउटा बाख्रा तिम्रो पाप प्रायश्चित्त गर्नका निम्ति बलि चढाउ।
- 6 ती औसीको बलिहरू प्रत्येक महिनाको निम्ति चढाउने बलिहरू र तिमीहरूको साथमा चढाउने अन्नबलि, प्रत्येक दिन चढाउने बलिहरू र तिमीहरूको साथमा चढाउने अन्नबलि तथा अर्धबलि देखि वाहेक हुन। यी बलिहरू नियम रूपमा हुनु पर्छ र यी बलिहरू आगोद्वारा चढाउनु पर्छ र सुगन्धले परमप्रभुलाई आनन्द तुल्याउनेछ।

प्रायश्चित्तका दिन

7 “सातौ महीनाको दशौ दिन त्यहाँ तिमीहरूको निम्ति एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरू उपवास बस्नु पर्छ अनि कुनै काम गर्नु हुँदैन।
8 परमप्रभुको निम्ति मगमग सुगन्धित वासनाको रूपमा एउटा बाछा एउटा भेडा अनि सातवटा एक वर्षे थुमाहरू होमबलिमा चढाइनुपर्छ। ती पशुहरूमा कुनै प्रकारको खोट रहनु हुँदैन।

9 अनि तिमीहरूले त्यो होमबलिको साढेसित तेलमा मुखेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो, भेडासित एपाको दश खण्डको दुई खण्ड तेलमा मुखेको मसिनो पीठो,

10 अनि सातवटा थुमाहरूमा प्रत्येकको एपाको दश खण्डको एक खण्ड तेलमा मुखेको मसिनो पीठो चढाउनुपर्छ।

11 पापबलिको निम्ति तिमीहरूले एउटा बोका पनि चढाउनुपर्छ। यो बलि चाँहि प्रायश्चित्त बलिको अतिरिक्त हो र नियमित रूपले चढाएको दैनिक अन्नबलि र अर्धबलिको पनि अतिरिक्त हो।

छाप्रो-बासको चढ

12 “सातौ महिनाको पन्ध्रौ दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नु। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनु।

13 तिमीहरूले बथानबाट तेह्रवटा बहर गोर्, दुइवटा भेडा र एक वर्षे चौधवटा थुमाहरू परमप्रभुको निम्ति मगमग सुगन्धित वासना बनाउनलाई होमबलि चढाउनुपर्छ। यी पशुहरू निष्खोट हुनुपर्छ।

14 यो होमबलिसित एपाको दश खण्डको तीन खण्ड तेलसित मुखेको मसिनो पीठो प्रत्येक जवान साँढेसित एपाको दश खण्डको दुई खण्ड तेलसित मिसिएको मसिनो पीठो प्रत्येक भेडासित

15 र प्रत्येक थुमासित एपाको दश खण्डको एक खण्ड तेलसित मुखेको मसिनो पीठो होमबलि चढाउनु पर्छ।

16 यसैसित पापबलिको निम्ति एउटा पाठो पनि चढाउनुपर्छ। यो नित्य चढाउने होमबलि र अन्नबलिको अतिरिक्त हो।

17 “उत्सवको दोस्रो दिन तिमीहरूले बाह्रवटा बहर गोर्, दुइवटा भेडाहरू र एक वर्षे चौधवटा थुमाहरू बलि चढाउनुपर्छ। यी बलि दिइने पशुहरूमा कुनै खोट नहोस्।

18 तिमीहरूले यी साँढे, भेडाहरू तथा थुमाहरूसित यिनीहरूको तोकिएको संख्या अनुसार सही परिमाणको अन्नबलि तथा अर्धबलि पनि चढाउनु पर्छ।

19 तिमीहरूले पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र यससित चढाउने अन्नबलि र अर्धबलिको अतिरिक्त हो।

20 “उत्सवको तेस्रो दिन तिमीहरूले एघारवटा बहर गोर्, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाउने पशुहरूमा कुनै प्रकारको खोट हुनुहुँदैन।

21 तिमीहरूले यी बहर, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि अर्धबलि पनि सही परिमाणमा चढाउनु पर्छ।

22 पाप बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाउने अन्न बलि तथा अर्धबलिको अतिरिक्त हो।

23 “उत्सवको चौथो दिन तिमीहरूले दशवटा बहर गोर्, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाउने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।

24 तिमीहरूले यी बहर गोर्, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनुपर्छ र अन्नबलि र अर्धबलि पनि सही परिमाणमा चढाउनुपर्छ।

25 पापबलिको निम्ति एउटा बोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाउने अन्नबलि तथा अर्धबलिको अतिरिक्त हो।

26 “उत्सवको पाँचौ दिन तिमीहरूले नौवटा बाछा, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाउने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।

27 तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्धबलि पनि सही परिमाणमा चढाउनु पर्छ।

28 पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र त्यससित चढाउने अन्नबलि तथा अर्धबलिको अतिरिक्त हो।

29 “उत्सवको छौटौ दिन तिमीहरूले आठवटा बाछा, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाउने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।

30 तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्धबलि पनि सही परिमाणको चढाउने पर्छ।

31 पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि, त्यससित चढाउने अन्नबलि तथा पेयबलिको अतिरिक्त हो।

32 “उत्सवको सातौ दिन तिमीहरूले सातवटा बाछा, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाउने पशुहरू निष्खोट हुनु पर्छ।

33 तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्धबलि पनि सही परिमाणको चढाउनु पर्छ।

34 पाप-बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यससित चढाउने अन्नबलि तथा अर्धबलिको अतिरिक्त हो।

35 “उत्सवको आठौ दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन।

36 त्यस दिन तिमीहरूले परमप्रभुलाई मीठो वासला खुरी तृत्याउनको निम्ति एउटा बाछा, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। ती बलि चढाउने पशुहरूमा कुनै खोट हुनुहुँदैन।

37 यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्धबलि पनि सही परिमाणको चढाउनुपर्छ।

38 तिमीहरूले पाप बलिको निम्ति एउटा बोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यससित चढाउने अन्नबलि तथा अर्घ्यबलिको अतिरिक्त हो।

39 “विशेष उत्सवहरूमा होमबलि, अन्नबलि, अर्घ्यबलि तथा मेलबलि तिमीहरूले परमप्रभुलाई चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउनु खोजेको कुनै विशेष बलि तथा कुनै भाकल बलिको अतिरिक्त हो।”

40 परमप्रभुले मोशालाई आज्ञादिनुभए अनुसार तिनले सबै कुराहरू इस्राएली मानिसहरूलाई बताए।

30

भाकल दिदा मान्नु पर्ने विधिहरू

- 1 मोशाले इस्राएलीहरूका कुलनायक व्यक्तिहरूलाई भने परमप्रभुले आज्ञा गर्नु भएको कुराहरू यही हुन्;
- 2 “जब एकजना व्यक्तिले परमप्रभुलाई केही चढाउनु भनी विशेष शपथ गर्छ अथवा परमप्रभुको नाममा केही गर्छ भनी वाचा बन्धन गर्छ भने उसले त्यो शपथ अथवा वाचा बन्धन खेर फाल्नु हुँदैन। उसको मुखबाट निस्केको वचन पुरा गर्नु पर्छ।
- 3 “तर केही जवान स्त्री तिनको बाबुको घरमा रहँदा नै परमप्रभुलाई केही चढाउनु भनी विशेष भाकल गरेकी छे अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन खाएकी भए।
- 4 र उसको बाबुले सुनेर पनि केही आफ्नि नगरे उसले त्यो आफ्नो भाकल अथवा वाचा बन्धन पुरा गर्नुपर्छ।
- 5 तर यदि तिनका बाबुले यसको बारेमा सुने भने र उनलाई त्यसो गर्नबाट रोके भने, उनले प्रतिज्ञा गरेको कुरा पुरा गर्नु पर्दैन। किनभने उनको बाबुले उनलाई मनाही गरे र परमप्रभुले उनलाई क्षमा दिनेछन्।
- 6 “अनि यदि तिनी एउटा पतिसित विवाह गरेकी छिन् अनि यस्तो केही गर्ने शपथ अथवा प्रतिज्ञा बनाइन् भने।
- 7 अनि यदि तिनका पतिले यस विषयमा सुनेर र तिनलाई रोक्दैनन् भने, तिनले तिनका भाकलहरू अथवा वाचाहरू गर्नु पर्छ।
- 8 तर उसको लोभले कुनै दिन चाल पाए विरोध गरे उसको भाकल अथवा वाचा बन्धन भड्ग हुन्छ अनि परमप्रभुले पनि उसलाई क्षमा दिनुहुन्छ।
- 9 “विधवा अथवा आफ्नो पतिसित छुटानाम गरेकी स्त्रीले प्रत्येक भाकल वा शपथ पुरा गर्नु नै पर्छ।
- 10 “तर कुनै विवाह भएकी स्त्रीले आफ्नो पतिको घरमा आएर भाकल गर्छ वा वाचा बन्धन खान्छे
- 11 अनि उसको लोभले चाल पाएर पनि कुनै विरोध नगरे तब उसको सबै शपथ वा वाचा बन्धन पुरा गर्नुपर्छ।
- 12 तर यदि उसको लोभले चाल पाएर उसले विरोध गरे उसको शपथ वा वाचा बन्धन त्यही अवैध हुन्छ। उसको लोभले विरोध गरेकोले परमप्रभुले उसलाई क्षमा गर्नुहुनेछ।
- 13 पतिले उसकी पत्नीलाई उसको विरोध गरेर भड्ग पनि गराउनु सक्छ।
- 14 यदि पत्नीले गरेको शपथ वा खाएको वाचा बन्धनको विषय लोभले चाल पाएर पनि त्यस दिन विरोध नगरे त्यस स्त्री आफ्नो शपथ वा वाचा बन्धनको प्रत्येक चीज पुरा गर्नु पर्छ। कारण उसले चाल पाएर पनि विरोध गरेको छैन।
- 15 तर पत्नी गरेको शपथ वा वाचा बन्धन चाल पाएर पतिले भड्ग गरी दिन्छ भने शपथ वा वाचा बन्धन भड्ग गरिदिएकामा उत्तरदायी तिनको लोभ हुनेछ।”
- 16 लोभने-पत्नी तथा विवाह पूर्व आफ्नो आमा-बाबुको घरमा बसेकी जवान केटीको विषयमा परमप्रभुले मोशालाई दिनु भएको नियमहरू यिनीहरू नै हुन्।

31

इस्राएलीहरूको मिथानीहरूसित युद्ध

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
- 2 “मिथानीहरूले इस्राएलीहरू माथि गरेको अन्यायमा तिनीहरूलाई दण्ड देऊ। त्यस पछि, मोशा, तिमी तिम्रा पिता-पुर्खाहरूसित मिल्न जानेछौ।”
- 3 यसर्थ मोशाले मानिसहरूलाई यसो भने, “मिथानीहरूसित बदला लिन युद्ध गर्नको निम्ति तिमीहरूले आफ्नो मानिसहरूबाट सेनाहरू तयार पार।
- 4 इस्राएलीहरूको प्रत्येक कुलबाट एक हजार मानिसहरू निकाल्नु पर्छ।
- 5 इस्राएलीहरूको बाह्र कुलहरूबाट बाह्र हजार सेनाहरू हुनेछन्।”
- 6 मोशाले बाह्र हजार इस्राएलीहरू युद्धमा पठाए। तिनले पूजाहारी एलाजारको छोरो पीनहासलाई पनि तिनीहरूसित पठाए। पीनहासले आफूसित पवित्र चीजहरू युद्ध-ध्वनी तथा तुरहीहरू लिएर गए।
- 7 परमप्रभुको आज्ञा बमोजिम इस्राएली सेनाहरू मिथानी मानिसहरू विरुद्ध लडे। तिनीहरूले त्यस अञ्चलमा भएका प्रत्येक मिथानी पुरुषलाई मारे।
- 8 तिनीहरूले एवी, रेकेम, सर, हर र रेवाँ गरी पाँच जना मिथानी राजाहरू मारिदिए बोरको छोरो बिलामलाई पनि तिनीहरूले मारे।
- 9 इस्राएली मानिसहरूले मिथानी स्त्रीहरूलाई र बाल-बच्चाहरूलाई कैद गरे अनि तिनीहरूको सबै सम्पत्ति, सबै गाई-वस्तु तथा भेडाहरू पनि लगे।
- 10 तिनीहरूले मिथानीहरूको गाँउ-वस्ती तथा शहरहरू पनि जलाई दिए।
- 11 इस्राएलीहरूले तिनीहरूको मानिस तथा पशुहरू मोशा, पूजाहारी एलाजार अनि
- 12 इस्राएली अरु मानिसहरूकहाँ ल्याए। युद्धमा तिनीहरूले जे जति लिए सबै इस्राएलीहरूको छाउनीमा ल्याए। इस्राएली मानिसहरूको छाउनी मोआबको यर्दन बेसीमा थियो। त्यो यरीहोदेखि पारी यर्दन नदीको पूर्वपट्टि थियो।
- 13 जब मोशा पूजाहारी एलाजार तथा इस्राएली प्रमुख व्यक्तिहरू छाउनीबाट बाहिर ती सेनाहरूलाई भेट्न गए।
- 14 मोशा इस्राएली एक हजार सेनाका सेनापति र एक सय सेनाका सेनापतिहरूसित जो युद्धबाट फर्केका थिए अत्यन्तै क्रोधित भएका थिए।
- 15 मोशाले तिनीहरूलाई भने, “यी स्त्रीहरूलाई तिमीहरूले किन जिउँदो राख्यौ?”
- 16 छुटानाम भएका स्त्रीहरूले बिलामको उपदेश अनुसार इस्राएलीका मानिसहरूलाई यी स्त्रीहरूले परमप्रभु देखि टाढा गराउन प्रभावित गराएका थिए। यही कारणले मानिसहरूमा विपत्ति पनि आइलागेको थियो।
- 17 यसकारण ती सबै बालकहरूलाई मार र ती पुरुषहरूसित सहवास भएका सबै स्त्रीहरूलाई मार।
- 18 तर शारीरिक सम्बन्ध नगरेका कन्ये केटीहरूलाई तिमीहरूको निम्ति राख।
- 19 तिमीहरू सात दिन सम्म छाउनी बाहिर रहनु पर्छ। तिमीहरू मध्ये प्रत्येक व्यक्ति अथवा तिमीहरूका कैदीहरू जसले कुनै व्यक्तिलाई मारेको छ अथवा मरेको लाश छोएकोछ उसले आफैलाई तेस्रो दिन र सातौं दिनमा शुद्ध पार्नुपर्छ।
- 20 तिमीहरूले प्रत्येक लुगा, छालाले बनिएको प्रत्येक चीज, बाख्राको भुल्लाले बनिएको प्रत्येक चीज तथा काठले बनिएको प्रत्येक चीज सबै शुद्ध पार्नुपर्छ।”

- 21 त्यसपछि पूजाहारी एलाजारले युद्धमा गएका सबै सेनाहरूलाई भने, “परमप्रभुले मोशालाई यस्तो आज्ञा गर्नु भएको छ,
 22 सुन, चाँदी, काँसो, फलाम, जस्ता र सीसा चीजहरू
 23 आगोलाई प्रतिरोध गर्ने प्रत्येक कुरालाई आगो प्रयोग गरेर शूद्र पार्नु पर्छ अनि यसलाई शूद्धीकरणको पानीले शूद्र गर्नुपर्छ, तब यो शूद्र हुनेछ।
 तिमीहरूले प्रत्येक कुरालाई पानीसित अवश्यै शूद्र गर्नु पर्छ त्यो आगोले प्रतिरोध गर्ने सकिदैन।
 24 सातौँ दिनमा आफ्नो लुगा-फाटाहरू धुनु पर्छ अनि तिमीहरू शूद्र हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र पस्।”
 25 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
 26 “पूजाहारी एलाजार सारा समुदायका प्रधानहरू र तिमीले सबै कैदीहरू, पशुहरू र सेनाहरूले युद्धबाट ल्याएका सबै चीजहरू गन।
 27 तब युद्धमा गएका सेनाहरू र अरू बाँकी इस्राएली मानिसहरू माझ भाग लगाऊ।
 28 मानिस, गाई-वस्तु, भेडा र गधा यी सब सेनाहरूले युद्धबाट ल्याएका प्रत्येक पाँच सय चीजहरूबाट परमप्रभुको निम्ति एउटा कर हिसाबमा राख।
 29 तिनीहरूको अंशको आधा अंश यी चीजहरू लिएर परमप्रभुको निम्ति भेटी स्वरूप पूजाहारी एलाजारलाई देऊ।
 30 प्रत्येक पचास चीजहरूबाट (जो मानिसहरू गाइहरू, गधाहरू, भेडा र अन्य पशुहरूलाई समिलित गर्छ) आधा भाग इस्राएलीहरूलाई दिएकाबाट एउटा लिएर लेवीहरूलाई देऊ जसले परमप्रभुको पवित्र पालको हेर चाह गर्छ।”
 31 परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार मोशा र पूजाहारी एलाजारले इस्राएली सेनाहरूले युद्धबाट ल्याएका समानहरू वितरण गरे।
 32 इस्राएली सेनाहरूले युद्धबाट यी पशु र मानिसहरू ल्याएका थिए: भेडा 6,75,000,
 33 गाई-गोरू 72,000,
 34 गधा 61,000 अनि
 35 स्त्रीहरू 32,000 यी स्त्रीहरू हुन् जसले पुरुषसित शारीरिक सम्बन्ध राखेका थिएनन्।
 36 ती सेनाहरू जो युद्धमा गएका थिए तिनीहरूले 3,37,500 भेडाहरू पाए।
 37 तिनीहरूले आफ्नो भागबाट 675 वटा भेडाहरू परमप्रभुलाई चढाए।
 38 तिनीहरूले पाएका 36,000 गाई-गोरूहरूबाट परमप्रभुलाई 72 वटा कर हिसाबमा चढाए।
 39 तिनीहरूले 30,500 गधाहरू पाए र यसबाट परमप्रभुलाई 61 वटा कर हिसाबमा चढाए।
 40 तिनीहरूले 16,000 स्त्रीहरू पाए र यसबाट परमप्रभुलाई 31 जना कर हिसाबमा चढाए।
 41 परमप्रभुले मोशालाई भन्नु भए झैं मोशाले यी सब उपहारहरू परमप्रभुको निम्ति पूजाहारी एलाजारलाई दिए।
 42 युद्धमा गएका सेनाहरूले ल्याएको सम्पत्तिबाट मोशाले बाँडेको इस्राएली मानिसहरूको आधा भाग यस्तो थियो:
 43 भेडा 3,36,500,
 44 गाई-गोरू 36,000,
 45 गधा 30,500,
 46 स्त्रीहरू 16,000
 47 यसरी इस्राएली मानिसहरूको भागमा परेका पशु र मानिसहरूबाट प्रत्येक पचासमा एउटा गरी लिएर मोशाले परमप्रभुको पवित्र पालको रक्षा गर्ने लेवीहरूलाई दिए। परमप्रभुको आज्ञा बमोजिम मोशाले यसो गरे।
 48 त्यसपछि एक हजार इस्राएली सेनाका कप्तानहरू र एक सय सेनाका कप्तानहरू मोशालाई आए।
 49 तिनीहरूले मोशालाई भने, “हामी तपाईंका सेवकहरूले हाम्रा अधीनमा रहेका सबै सेनाहरू गन्थौ तिनीहरू मध्ये हामीले कसैलाई पनि गुमाएनौं।
 50 हामीले सुनका चीजहरू: पैरा, बाला, छाप, ओटी, कुण्डल र बाजुहरू त्यो हामीले हाम्रो परमप्रभुलाई उपहार जस्तै परमप्रभुको अधि हाम्रो आफ्नै प्रायश्चित्तको निम्ति चढायौ।”
 51 मोशा र एलाजारले तिनीहरूबाट सुनको गहनाहरू थापे।
 52 ती सबै एक हजार सेनाहरूका र एक सय सेनाहरूका कप्तानहरूले चढाएको सुनको ओजन 16,750 शेकेल* थियो।
 53 सेनाहरू मध्ये प्रत्येकले आफ्नो निम्ति केही चीजहरू लिएका थिए।
 54 यसर्थ मोशा र पूजाहारी एलाजारले परमप्रभु अधि इस्राएली मानिसहरूको स्मृति चिन्ह स्वरूप ती सुनको गहनाहरू एक हजार र एक सय सेनाहरूका कप्तानहरूबाट लिएर भेट हुने पालमा राखे।

32

यर्दन नदीको पूर्व पट्टि बसेका कुल समूहहरू

- 1 स्बेन र गाद वंशका मानिसहरूको धेरै धेरै गाई-वस्तुहरू थिए। यसर्थ जब तिनीहरूले याजेर र गिलादको भूमि देखे तिनीहरूले ती ठाँउहरू पशुपालनको निम्ति उपयुक्त सम्झे।
 2 यसर्थ स्बेन र गाद कुलका मानिसहरू मोशा, पूजाहारी एलाजार तथा इस्राएली मानिसहरूको प्रधानहरूकहाँ गई भने,
 3 “अतारोत, दीबोन, याजेर, निम्न, हेसबोन, एलाले, सबाम, नबो अनि बओन
 4 जुन भूमि परमप्रभुले इस्राएली मानिसहरूको निम्ति जिद्द भएको थियो, ती भूमिहरू पशु पालनको निम्ति उचित रहेकोले र हामी तपाईंको सेवकहरूकहाँ गई-वस्तु धेरै भएकोले।
 5 यदि तपाईं हामीसित खुशी हुनुहुन्छ भने ती भूमिहरू हामीलाई दिइयोस। हामी यर्दन नदी पारी जानु नमरोस।”
 6 मोशाले स्बेनका मानिसहरू र गादका कुल समूहलाई भने, “तिमीहरूका दज्यू-भाइहरू युद्धमा जानु पर्छ। जब तिमीहरू यहाँ सदा सर्वदा बन्दा?
 7 यर्दन नदी पारी परमप्रभुले तिनीहरूलाई दिन चहानु भएको भूमिमा जानलाई किन तिमीहरू इस्राएली मानिसहरूलाई निरुत्साहित पार्न चेष्टा गरिरहेकाछौ?
 8 तिमीहरूका बाबुहरूले पनि त्यसै गरेका थिए जति बेला मैले तिनीहरूलाई कादेश-बर्नेबाट त्यो भूमिको जाँच गर्न पठाएको थिएँ।
 9 तिनीहरू एश्कोल बेंसी सम्म पुगे अनि त्यो भूमिको निरीक्षण पनि गरे तर तिनीहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले दिनु भएको भूमिमा जान हतोत्साहित बनाए।
 10 यसर्थ ती मानिसहरूसित परमप्रभु रिसाउनु भयो र शपथ गर्नु भयो कि,
 11 “बीस अनि बीस भन्दा बेशी उमेर पुगेका मानिसहरू जो मिश्रबाट आएका छन् तिनीहरूलाई मैले अब्रामाह, इसहाक र याकूबलाई दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्।

* 31:52: 16,750 शेकेल अथवा “420 पाउण्ड” वा “190 किलो ग्राम।”

12 किनभने कनज्जी, यप्नेका छोरो कालेब र नूनको छोरो यहोशू बाहेक तिनीहरू कसैले पनि मलाई पूर्ण रूपले विश्वास गरेनन्। यप्नेका छोरो कालेब र नूनको छोरो यहोशूले मात्र मलाई विश्वास गरे।

13 “इसाएली मानिसहरूसित परमप्रभु क्रोधित हुनुभयो र उहाँको नजरमा ती मानिसहरू जसले दृष्टा देखाएका थिए सबै नष्ट नहोउन्जेल चालीस वर्ष सम्म उहाँले तिनीहरूलाई मरुभूमिमा यता उता डुलाउनु भयो।

14 हे पापिष्ठा कन्तानहरू हो। तिमीहरू इस्राएली मानिसहरूमाथि परमप्रभुको क्रोध पार्न तिमीहरूले आफ्ना पुर्खाहरूको जग्गा ओगटेका छौ।

15 यदि तिमीहरूले उहाँलाई पछ्याउन छाडे इस्राएली मानिसहरूलाई उहाँले यही मरुभूमिमा नै त्याग्न हुनेछ र तिमीहरूले सबै मानिसहरूलाई ध्वंश पार्नेछौ।”

16 तर रूबेन र गाद कुलका मानिसहरू मोशालाई भए भने, “हामी यहाँ आफ्नो गाई वस्तुहरूको निम्ति गोठ तथा जहान बाल-बच्चाहरूको निम्ति शहर तयार पार्छौं।

17 तब यहाँ भएका मानिसहरूबाट हाम्रा नानीहरूको बचाऊ हुन्छ। तर हामी अन्य इस्राएली मानिसहरूलाई सहैषसाथ उनीहरूको भूमिमा पुर्‍याउन सहायता गर्छौं।

18 जबसम्म ती मानिसहरूले आफ्नो-आफ्नो हिस्साको भूमि पूरे दखलमा गर्दैनन तबसम्म हामी आफ्नो घर फर्केर आउने छैनौं।

19 यर्दन नदी पारिको जमीन हामी लिने छैनौं कारण हाम्रा जमीन यर्दन नदी वारि पूर्व पट्टि नै हुनेछ।”

20 तब मोशाले तिनीहरूलाई भने, “यदि तिमीहरू यी सब कामहरू गर्छौं भने यो भूमि तिमीहरूकै हुन्छ। तर तिमीहरूका सेनाहरू परमप्रभु सम्मुख युद्धमा जाने पछि।

21 तिमीहरूका सेनाहरूले यर्दन नदी पार गरी शत्रुहरूलाई बलपूर्वक त्यो भूमिबाट निकाल्नु नै पछि।

22 तिमीहरू त्यति बेला आफ्नो घर फर्कनु सक्छौं जब परमप्रभुले हामीलाई पूरा भूमि लिन सहायता गर्नु हुन्छ। तब परमप्रभु र इस्राएलका मानिसहरूले तिमीहरूलाई दोषी ठराउदैनन्। परमप्रभुले तिमीहरूलाई तिमीहरूको भूमि ग्रहण गर्न दिनु हुन्छ।

23 तर यदि तिमीहरूले यी कामहरू गरेनौं भने तिमीहरू परमप्रभुको इच्छा विरुद्ध पाप गर्नेछौ र तिमीहरू निश्चय जान्दछौ कि तिमीहरूले त्यो पापको निम्ति दण्ड पाउनेछौ।

24 गाई-वस्तुहरूको निम्ति गोठ र बाल-बच्चाहरूको निम्ति शहरहरू बनाऊ, तर याद गर कि तिमीहरूले आफ्नो प्रतिज्ञा पूरा गर्नुपर्छ।”

25 त्यसपछि रूबेन गाद कुलका मानिसहरूले मोशालाई भने, “हामी तपाईंका सेवक हौं, हजूर हाम्रा मालिक हुनुहुन्छ र हजूरले भन्नु भएको काम हामी निश्चय गर्नेछौं।

26 हाम्रा जहान बाल-बच्चाहरू र गाई-वस्तुहरू यही गिलाद शहरमा रहनेछ।

27 तर हामी हजूरका दासहरू, जस्तो मालिकको हुकुम हुन्छ परमप्रभुको अधिबाट यर्दन नदी पार गरी युद्धमा जानेछौं।”

28 तब मोशा, पुजाहारी एलाजारले आज्ञा दिए, नूनको छोरो यहोशू अनि इस्राएली मानिसहरूका प्रधानहरूले तिनीहरूलाई आदर गर्नेछ।

29 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका मानिसहरू यर्दन नदी पार गरी परमप्रभुको अधिबाट हिंड्दै युद्धमा जानेछन् र तिमीहरूलाई भूमि दखल गर्नु सहायता गर्नेछन्। अनि तिमीहरूले तिनीहरूलाई गिलादको भूमि तिनीहरूकै भाग पार्न दिनेछौ।

30 तर यदि तिनीहरू तिमीहरूसित युद्धमा गएनन् भने, तिनीहरूले कनान भूमिमा तिमीहरूसित उत्तराधिकार भाग मात्र पाउने छन्।”

31 गाद र रूबेनका मानिसहरूले उत्तर दिए, “परमप्रभुबाट जो आज्ञा हुन्छ त्यो पूरा गर्न हामी प्रतिज्ञा गर्छौं।

32 हामी यर्दन नदी पार गरी परमप्रभुको अधिबाट हुँदै कनानको भूमिमा जानेछौं। अनि हाम्रो भूभाग यर्दन नदीको पूर्व भाग हुनेछ।”

33 यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसस अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यसफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।

34 गादका मानिसहरूले दीबोन, अतारोत, ओरोए शहरहरू बनाए।

35 अतारोत-शोपान, याजेर, योगबहा,

36 बेत-निम्रा, अनि बेथारान जुन चाहि सुरक्षित शहरहरू थिए अनि तिनीहरूको झण्डको निम्ति भेडाको खोरहरू निर्माण गरेका थिए।

37 रूबेनका कुलले हेशबोन, एलाले, कियथेम,

38 नबो, बालमोन र सिब्मा यसलाई नयाँ बनाए। तिनीहरूले नेबो र बालमोन नाम परिवर्तन गरिदिए अनि तिमीहरूले शहरहरूलाई आफ्नै नाम दिए जुन तिनीहरूले मिमाण गरेका थिए।

39 मनश्शेका छोरो माकीरको वंशका मानिसहरू गिलाद गए। तिनीहरूले एमोरीहरूका शहरहरू जिते र त्यही बसे।

40 यसकारण मनश्शेका छोरो माकीरलाई मोशाले गिलाद दिए अनि तिनीहरू त्यही स्थायी भई बसे।

41 मनश्शे कुलका याईर गई त्यहाँका साना साना शहरहरू जिते। तब तिनीहरूले ती शहरहरूको नाम याईरका शहरहरू, स-साना राखे।

42 नोबहले केनात र यसका स-साना शहरहरू पराजित गरे उसलाई सबै ठाउँहरूलाई उसको आफ्नै नाम नोबह दिए।

33

मिश्रदेशबाट इस्राएलीहरूको यात्रा

1 मोशा र हासनको नेतृत्वमा दल-दलमा आएका इस्राएलीहरूको यात्रा विवरण यस प्रकारका छन्। तिनीहरूको यात्रा विवरण सहित यिनै जग्गाहरूबाट यात्रा गरेका हुन्।

2 मोशाले इस्राएलीहरूको यात्रा विवरण परमप्रभुको इच्छा अनुसार लेखे।

3 पहिलो महीनाको पन्ध्रौं दिन तिनीहरूले रामसेसबाट यात्रा शुरू गरे। निस्तार-चाडको पछिल्लो बिहान इस्राएलीहरूले मिश्र देशवासिहरूको सामुन्नेबाट साहसिलो प्रकारले यात्रा गरे।

4 त्यस समय मिश्रहरूले तिनीहरूको पहिल्ला जन्मेका छोराहरूलाई गाड्दै थिए जब तिनीहरूलाई र तिनीहरूका देवताहरूलाई परमप्रभुले न्याय गरेका थिए।

5 इस्राएलका मानिसहरू रामसेसबाट यात्रा गरी सुक्कोत पुगे।

6 सुक्कोतबाट तिनीहरूले एताम पुगेर मरुभूमिको किनारमा छाउनी हाले।

7 तिनीहरूले एतामबाट यात्रा गरेर बाल-सपोनको नजीक पीहरीरोतमा गए। तिनीहरूले मिग्दोल नजीक छाउनी हाले।

8 ती यात्रीहरू पीहरीरोतबाट गएर समुद्रको बीचबाट मरुभूमिमा पसे एतामको मरुभूमिमा तीन दिन सम्म यात्रा गरी तिनीहरूले मारामा छाउनी बसाले।

9 तिनीहरूले माराबाट यात्रा गरी एलीम पुगे। त्यहाँ बाह्रवटा पानीको फोहराहरू सन्तरीवटा खजरूको रूखहरू थिए। यसकारण तिनीहरूले त्यही छाउनी बसाले।

- 10 ती मानिसहरूले एलीमबाट यात्रा गरी लाल-समुद्र नजीक छाउनी हाले।
- 11 तिनीहरूले लाल-समुद्रबाट यात्रा गरी सीन मरुभूमिमा छाउनी हाले।
- 12 ती मानिसहरूले सीन मरुभूमिबाट यात्रा गरी दोफकामा छाउनी हाले।
- 13 ती मानिसहरूले दोफकाबाट यात्रा गरी आलुशमा छाउनी हाले।
- 14 ती मानिसहरूले आलुशबाट यात्री गरी रपीदीममा छाउनी हाले। त्यस ठाँउमा मानिसहरूको निम्ति पिउने पानी थिएन।
- 15 ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनि मरुभूमिमा आफ्नो छाउनी हाले।
- 16 ती मानिसहरूले सीनि मरुभूमिबाट यात्रा गरी किन्नोथ-हतावामा छाउनी हाले।
- 17 ती मानिसहरूले किन्नोथ-हतावाबाट यात्रा गरी हसेरोतमा छाउनी हाले।
- 18 ती मानिसहरूले हसेरोतबाट यात्रा गरी रिन्तमा छाउनी हाले।
- 19 ती मानिसहरूले रिन्तमाबाट यात्रा गरी रिन्तमो नपेशमा छाउनी हाले।
- 20 ती मानिसहरूले रिन्तमो-पेशबाट यात्रा गरी लिन्नामा छाउनी हाले।
- 21 ती मानिसहरूले लिन्नाबाट यात्रा गरी रिन्सामा छाउनी हाले।
- 22 ती मानिसहरूले रिन्सामाबाट यात्रा गरी केहेलातामा छाउनी हाले।
- 23 ती मानिसहरूले केहेलाताबाट यात्रा गरी पर्वत शेपेरमा छाउनी हाले।
- 24 ती मानिसहरूले पर्वत शेपेरबाट यात्रा गरी हरादामा छाउनी हाले।
- 25 ती मानिसहरूले हरादाबाट यात्रा गरी मखेलोतमा छाउनी हाले।
- 26 ती मानिसहरूले मखेलोतबाट यात्रा गरी तहतमा छाउनी हाले।
- 27 ती मानिसहरूले तहतबाट यात्रा गरी तेरहमा छाउनी हाले।
- 28 ती मानिसहरूले तेरहबाट यात्रा गरी मित्कामा छाउनी हाले।
- 29 ती मानिसहरूले मित्काबाट यात्रा गरी हरामोनामा छाउनी हाले।
- 30 ती मानिसहरूले हरामोनाबाट यात्रा गरी मसेरोतमा छाउनी हाले।
- 31 ती मानिसहरूले मसेरोतबाट यात्रा गरी बनि-याकानमा छाउनी हाले।
- 32 ती मानिसहरूले बनि-याकानबाट यात्रा गरी होरहगिद-गादमा छाउनी हाले।
- 33 ती मानिसहरूले होरहगिद-गादबाट यात्रा गरी योतबातामा छाउनी हाले।
- 34 ती मानिसहरूले योतबाताबाट यात्रा गरी अन्नोनामा छाउनी हाले।
- 35 ती मानिसहरूले अन्नोनाबाट यात्रा गरी एस्योन-गेबेरमा छाउनी हाले।
- 36 ती मानिसहरूले एस्योन-गेबेरबाट यात्रा गरी सीन मरुभूमिको कादेशमा छाउनी हाले।
- 37 ती मानिसहरूले कादेशबाट यात्रा गरी होरमा छाउनी हाले। यो ठाँउ एदोम देशको सिमानाको पर्वत हो।
- 38 परमप्रभुको आज्ञालाई पालन गरेर, पूजाहरूरी हास्न होर पर्वत माथि गए अनि त्यहाँ भरे। हास्न भरेको दिन पाँचौं महीनाको पहिलो दिन थियो र इस्राएलीहरूले मिश्र छोडको चालीस वर्ष पुगेको थियो।
- 39 जब हास्नको मृत्यु होर पर्वतमा भयो तिनको उमेर 123 वर्ष भएको थियो।
- 40 कनान देशको नेगवमा अराद भन्ने एउटा शहर थियो। त्यस ठाँउमा कनानको राजाले इस्राएली मानिसहरू आइरहेको सुने।
- 41 ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी सल-मोनामा छाउनी हाले।
- 42 ती मानिसहरूले सल-मोनाबाट यात्रा शुरू गरी पुनोनमा छाउनी हाले।
- 43 ती मानिसहरूले पुनोनबाट यात्रा गरी ओबोतमा छाउनी हाले।
- 44 ती मानिसहरूले ओबोतबाट यात्रा गरी मोआबका सिमानामा रहेको इथ्ये-अबारीममा छाउनी हाले।
- 45 ती मानिसहरूले इथ्ये-अबारीमबाट यात्रा गरी दीबोन-गादमा छाउनी हाले।
- 46 ती मानिसहरूले दीबोन-गादबाट यात्रा गरी अल्मोन-दिब्लतैममा छाउनी हाले।
- 47 ती मानिसहरूले अल्मोन-दिब्लतैमबाट यात्रा गरी नबोको नजीक अबारीमको पर्वतमा छाउनी हाले।
- 48 ती मानिसहरूले अबारीमको पर्वतबाट यात्रा गरी यरीहोको पारीको यर्दन नदीको नजीक मोआबको यर्दन बेसीमा छाउनी हाले।
- 49 मोआबको मैदानमा ती मानिसहरूले यर्दन नदीको किनार यर्दन बेसीमा बते-योशी-मातदेखि आबेल-शीतिम सम्म छाउनी हाले।

- 50 यरीको पारि यर्दन नदी नजीक मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो,
- 51 “इस्राएलीहरूलाई भन: जब तिमीहरू कनान भूमिमा यर्दन नदी पार गर्छौं,
- 52 तिमीहरूले ती कनानमा बसेहरूलाई जबरजस्ती खेदनु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ।
- 53 मैले तिमीहरूलाई त्यो भूमि आफ्नो दखलमा राख्न दिएकोले तब तिमीहरूले त्यसमा बसो बास गर्नु पर्छ।
- 54 तिमीहरूको सम्मानित राजवंश अनुसार तिमीहरूका भूमिका भागहरू चिट्ठा लगाएर लैजाऊ। ठूला भागहरू ठूला परिवारहरूलाई अनि साना भाग साना परिवारहरूलाई देऊ जहाँ जहाँ चिट्ठा पर्छ त्यही भूमि लेऊ तिनीहरूले तिमीहरूको भाग तिमीहरूको पिता-पूर्वजहरूको परिवार अनुसार पाउनेछौं।
- 55 “यदि तिमीहरूले ती त्यहाँका बासिन्दाहरूलाई बलपूर्वक लखेटेनौं भने त्यहाँ रहेकाहरू तिमीहरूको निम्ति तिनीहरू आँखामा बिडेको छेस्का अथवा शरीरमा बिडेको काँडा झैं हुनेछ। तिमीहरू बसेको भूमिमा तिनीहरूले तिमीहरूलाई झंझटमा फसाउनेछन।
- 56 तब म तिमीहरूलाई त्यही व्यवहार गर्नेछु जो मैले तिनीहरूसित गुह्र भनी योजना बनाएकोछु।”

34

कनानको सिमानाहरू

- 1 परमप्रभुले मोशालाई भन्नुभयो,
- 2 “इस्राएलका मानिसहरूलाई यो आदेश देऊ: जब तिमीहरू कनान देशमा पसेछौं, तिमीहरूलाई दिइएको भूमिको सिमाना यस प्रकार हुनेछ।

3 त्यस भूमिको दक्षिण तिर एदोमको नजीक सीन मरुभूमिको केही भाग रहनेछ। त्यस भूमिको दक्षिणी सिमाना खारा समुद्रको पूर्व भागबाट नै शुरू हुनेछ।

4 यो सिमानाले अक्राबीमको दक्षिणी भाग नाघेर सीन मरुभूमि हुँदै यसको दक्षिण भागको सिमाना कादेश-वर्ने पर्नेछ। यस सिमानाले हसार अद्दार पुगेर आस्मोन नाघनेछ।

5 सिमाना अस्मोनबाट मिश्र नदी तिर जानेछ र यो भूमध्य समुद्रमा गई टुङ्गिनेछ।

6 यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो।

7 अब आयो तिमीहरूको भूमिको उत्तरी सिमाना: यो सिमाना भूमध्य समुद्र हुँदै होर पर्वतसम्म जानेछ।

8 होर पर्वतबाट उत्तरी सिमाना फैलिएर सोझो लेबो-हमात पुग्नेछ र त्यसपछि यो सदादसम्म फैलिएर जानेछ।

9 तिमीहरूको उत्तरी सिमाना फैलिएर सिप्रोन सम्म गई हसर एनानमा टुङ्गिनेछ।

10 तिमीहरूको देशको पूर्वीय सिमाना हसर-एनान देखि शपाम सम्म जानेछ।

11 शपामबाट यो सिमाना ऐनको पूर्व भएर रिब्लासम्म जान्छ र पहाडबाट ओह्रालो हुँदै गालील समुद्रको* छेउ सम्म जानेछ।

12 त्यसपछि सिमाना यर्दन नदी तिर फैलिँदै खारा समुद्रमा अन्त हुनेछ। तिमीहरूको भूमिको वरिपरिका सिमानाहरू यिनै हुन्।”

13 यसर्थ मोशाले इस्राएलका मानिसहरूलाई यो आदेश दिए, “तिमीहरूले पाउने भूमि यही नै हो। तिमीहरूले आफ्नो नौ कुलहरू र मनशे कुलको आधा समूहहरू गरी साढे नौ कुलहरूमा चिह्ना गरेर भूमि वितरण गर्नेछौ।

14 रूबेन, गाद आफ्नो निम्ति भूमिको हिस्सा लिई सके।

15 ती अढाई कुलका समूहहरूले यर्दन नदी पूर्व यशीहोको नजीक आफ्नो निम्ति भूमि लिए।”

16 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,

17 “यी मानिसहरू पूजाहारी एलाजार अनि नूनका छोरो यहोशले तिमीहरूलाई भूमि वितरणमा सहायता गर्नेछन्।

18 प्रत्येक कुलसमूहबाट एकजना प्रमुखले पनि भूमि वितरण कार्यमा सहायता गर्ने छ।

19 ती कुलसमूह नायकहरूको नाम यस प्रकार छ:

यह्दाको कुलबाट यप्नेका छोरो कालेब,

20 सिमोनको कुलबाट अम्मीहदको छोरो शेमुएल,

21 बिन्यामीनको कुलबाट किसलोनको छोरो एलीदाद,

22 दानको कुलबाट योगीलीको छोरो बुक्की,

23 यसुफको सन्तानहरू,

मनशे कुलबाट एपोदको छोरो हन्नीयल,

24 यसुफको छोरो एप्रैम कुलबाट सिमानको छोरो कमएल,

25 जबूलन कुलबाट पर्नाकिको छोरो एलीशापन,

26 इस्साकार कुलबाट अज्जानको छोरो पलतीयल,

27 आशेरको कुलबाट शलोमीको छोरो अहीहद,

28 नमालीको कुलबाट अम्मीहदका छोरो पदहेल।”

29 इस्राएली मानिसहरूलाई भूमि वितरण कार्यमा परमप्रभुले यी मानिसहरूलाई नियुक्त गर्नुभयो।

35

लेवीहरूको शहर

1 येरीहोदेखि पारी मोआबमा यर्दन नदीको नजिकै यर्दन बेसीमा परमप्रभुले मोशालाई भन्नुभयो,

2 “इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका खकको भूमि पनि दिऊन्।

3 लेवीहरू ती शहरहरूमा बस्नेछन् तथा ती गौचर भूमिमा आफ्नो गाई-वस्तुहरू चर्नेछन्।

4 तिमीहरूले लेवीहरूलाई शहरहरूका जुन जुन खकहरू दिनेछौ त्यो शहरहरूको पर्खालबाट 1,000 हात क्षेत्र फैलिएको हुनुपर्छ।

5 तिमीहरूले शहरहरूलाई माझमा राखी त्यसको पूर्व पट्टि 2,000 हात, पश्चिम पट्टि 2,000 हात, उत्तर पट्टि 2,000 हात र दक्षिण पट्टि 2,000 हात गौचर भूमि हुनु पर्छ। तिनीहरूको शहरहरूको निम्ति गौचर भूमि यही हुनेछ।

6 तिमीहरूले लेवीहरूलाई दिएको शहरहरूबाट छवटा शहरहरू बचाऊ शहरहरूको निम्ति रहनेछ। यदि कुनैले अज्जानमा कुनैलाई मारे त्यो व्यक्ति भागेर त्यहाँ आफ्नो रक्षाको निम्ति बस् सक्नेछ। यी छवटा शहरहरू बाहेक तिमीहरूले लेवीहरूलाई बयालीसवटा शहरहरू दिनेछौ।

7 यसर्थ तिमीहरूले लेवीहरूलाई जम्मा अठ्चालीसवटा शहरहरू र ती शहरहरूको वरिपरिको खकहरू दिनेछौ।

8 इस्राएलका ठूलो परिवार समूहले धेरै भूमि पाउँछ र इस्राएलका सानो परिवार समूहले थोरै भूमि पाउँछ जसले धेरै भूमि पाउँछ तिनीहरूले धेरै शहरहरू दिनु पर्छ अनि ती जसले धेरै भूमि पाउँछ तिनीहरूले केही शहरहरू लेवीहरूलाई दिनु पर्छ।”

9 परमप्रभुले मोशालाई भन्नुभयो,

10 “इस्राएली मानिसहरूलाई भन जब तिनीहरू यर्दन नदी तेर कनान देशमा पसेछन्,

11 तिमीहरूले केही शहर चुन्नु पर्छ र तिनीहरूलाई सुरक्षा शहरहरू झैं तयार गर्नु पर्छ। यदि कुनै व्यक्तिले कुनै अर्को व्यक्तिलाई अज्जानमा हत्या गरे, त्यो हत्यारा आफ्नो सुरक्षाको निम्ति त्यहाँ गई बस् सक्छ।

12 त्यो हत्यारा मारिने मानिसको आफन्तहरूको बदलालिने विचारबाट अनि अदालतले हत्याराको कसुरमाथि न्यायोचित विचार नगरूञ्जेल सम्म त्यहाँ सुरक्षित रहनु सक्छ।

13 यस्ता बचाऊ शहरहरू छवटा हुनेछन्।

14 जसमा यर्दन नदीको पूर्वमा तीनवटा र कनान देशभित्र तीनवटा हुनेछन्।

* 34:11: गालील समुद्रको अर्थात “किन्नेरत झीलको।”

- 15 यी शहरहरू, इस्राएलका मानिसहरूका निम्ति सुरक्षा का शहरहरू हुनेछन् विदेशीहरू र यात्रीहरू त्यहाँ बसेछन्। यी मानिसहरू मध्ये यदि कसैले अज्ञानमा कुनै अर्को व्यक्तिको हत्या गरे त्यो व्यक्ति ती शहरहरू कुनैमा गएर शरण लिन सक्छ।
- 16 “कसैलाई मार्न यदि कुनै व्यक्तिले फलामको हतियार प्रयोग गरे त्यो हत्यारा हो र त्यसले प्राण दण्ड पाउने पर्छ।
- 17 यदि कुनै व्यक्तिले ढुङ्गाले हिकोएर कसैलाई मार्छ भने, त्यो व्यक्ति पनि हत्यारा नै हो र त्यसलाई पनि प्राण दण्ड दिने पर्छ।
- 18 यदि कसैले दाउराले हिकोएर कसैलाई मार्छ भने त्यो पनि हत्यारा नै हो र त्यसले पनि प्राण दण्ड पाउने पर्छ।
- 19 यदि हत्या भएको परिवारको कुनै सदस्यले ज्यानको साटो ज्यानै लिन चाहन्छ भने उसले त्यो हत्यारालाई खोजी मार्न सक्छ।
- 20 “यदि कसैले कसैलाई घृणा गरेर घचेट्टुछ भने अथवा ऊसमाथि केही चीज फर्काउने भए, र
- 21 अथवा घृणा गरेर उसलाई हातले हिकोउँछ र त्यसको चोटले त्यो व्यक्ति मर्यो भने त्यो हिकोउँने व्यक्ति हत्यारा ठहरिन्छ, र उसलाई प्राण दण्ड दिनुपर्छ। त्यो मर्ने व्यक्तिको आफन्तले उसलाई भेटेर मार्छ भने उसले मार्न सक्छ।
- 22 “तर यदि कसैले कसैलाई अज्ञानमा मारेको हो, अनि त्यो मर्ने व्यक्तिसमाथि मार्ने व्यक्तिको शत्रुता होइन, अथवा एक व्यक्तिले केहि चीज फर्काए छ र संयोग वश कसैलाई मार्छ भने यो मर्ने व्यक्तिसमाथि घृणा थिएन,
- 23 अथवा उसले मार्छु भनी घचेटेको, कुनै प्रहार गरेको होइन अथवा मार्ने व्यक्तिको त्यस्तो कुनै योजना नै थिएन भने, अथवा त्यो व्यक्तिले केही फर्काए कसैलाई लाग्यो अनि त्यो मर्यो भने त्यो अज्ञानमा घटेको घटना हो।
- 24 तब समुदायले मार्ने व्यक्ति र मर्ने व्यक्तिका आफन्तहरू र हत्यारा बीचमा नियम अनुसार न्याय गर्नुपर्छ।
- 25 त्यो न्यायालयले मानिसलाई मर्ने मानिसका आफन्तहरूबाट मार्न देखी बचाउँछ। र उसलाई फेरि सुरक्षित शहरमा पठाइदिन्छ। हत्यारा त्यही शहरमा रहनु पर्छ जब सम्म प्रधान पूजाहारीले तेलसित अभिषेक गर्दैन मर्दैन।
- 26 “तर यदि त्यो हत्यारा सुरक्षित शहरको सिमानाबाट बाहिर जान्छ, जुन घरमा त्यो आफ्नो सुरक्षाको निम्ति पुगेको थियो,
- 27 अनि मारिने व्यक्तिका आफन्तहरूले सुरक्षित शहर सिमाना बाहिर हत्यारालाई भेटे हत्या भएको व्यक्तिका आफन्तहरूले त्यसलाई मार्न सक्छन्। हत्या भएको व्यक्तिका आफन्तहरूको कुनै दोष हुने छैन।
- 28 किनभने त्यो हत्यारा सुरक्षित शहरमा प्रधान पूजाहारीको मृत्यु पर्यन्त बसु पर्ने थियो। प्रधान पूजाहारीको मृत्यु पछि तिनी आफ्नो घर फर्कनु सक्छ।
- 29 यी नियमहरू ती मानिसहरू जहाँ कहीं बसे पनि तिनीहरूको निम्ति सदा-सर्वदाको निम्ति कानुन भएर रहनेछ।
- 30 “यदि कुनै व्यक्तिले कसैलाई मारेको पूरा साक्षीहरू भए मात्र उसलाई मृत्यु दण्ड दिन सकिन्छ। एकजना व्यक्तिले दिएको गवाहीमा मृत्यु दण्ड दिन सकिदैन।
- 31 “यदि एक व्यक्ति हत्यारा हो भने उसले प्राण दण्ड भोग्ने पर्छ। पैसा लिएर अथवा घुस खाएर प्राण दण्ड बद्दिल गर्न पाँइदैन। उसले प्राण दण्ड भोग्ने पर्छ।
- 32 “यदि कुनै व्यक्तिले कसैलाई मारेर सुरक्षित शहरमा आश्रय लिन गएको छ भने, त्यो व्यक्ति प्रधान पूजाहारी नमस्जेल सम्म त्यहाँ बस्ने पर्छ, पैसा दिएर त्यो व्यक्ति आफ्नो घर फर्कन सक्तैन।
- 33 “निर्दोष व्यक्तिको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरु कुनै त्यस्तो पथ छैन कि हत्यालाई मुक्त पार्न।
- 34 म परमप्रभु हुँ। म सधैं इस्राएली मानिसहरूको साथमा तिनीहरूको भूमिमा रहनेछु। म त्यही हुनेछु, यसर्थ त्यस भूमिलाई निर्दोष मानिसहरूको रगतले दोषित नबनाऊ।”

36

सलोफादकी छोरीहरूको देश

- 1 मनश्शेको नाति मार्कीरको छोरो गिलादको सन्तानका प्रधानहरू अधि आए अनि मोशा र इस्राएली मानिसहरूका प्रधानहरूलाई भने,
- 2 “परमप्रभुले इस्राएलीहरूलाई चिन्नाद्वारा भूमि वितरण गरिदिनु भनी हजरलाई हुकुम दिनु भएको थियो। अनि हजर हाप्पा मालिकलाई परमप्रभुले हाप्पा सन्तान सलोफादको अंश चाँहि उनका छोरीहरूलाई दिनु भनी दिनु भएको थियो।
- 3 अब यदि ती कन्याहरूको विवाह इस्राएलीहरू मध्येकै अन्य कुलका मानिसहरूसित भए त्यो तिनीहरूले पाएको भाग जमीनको हाप्पो कुलको भागबाट काटिएर ती केटीहरूलाई विवाह गर्नेहरूकै भागमा मिल्ने छ। यसर्थ यस प्रकारले हामीले चिन्नामा पाएको भूमिको केहि अंश गुमाउने छैनौं।
- 4 इस्राएलीहरूको पुनर्स्थापनाको समय* आउँछ र ती केटीहरूको पैतृक सम्पति तिनीहरूले विवाह गरेको पुरुषहरूकोसित कुलमा मिल्नेछ र यसरी हामीले हाप्पो पिता-पुर्खाहरूबाट पाएको हाप्पो देशको भूमि गुमाउने छौं।”
- 5 यसर्थ परमप्रभुको निर्देशन अनुसार अनुरा मोशाले इस्राएलीहरूलाई यस्तो आदेश दिए: “यसुफ कुलका मानिसहरूले जे भन्दैछन् त्यो सही हो।
- 6 सलोफादकी छोरीहरूको सम्बन्धमा परमप्रभुले दिनु भएको आदेशहरू यी हुन्, हुन त तिनीहरूले आफूले मन पराएकोसित विवाह गर्न सक्छन्। तर तिनीहरूले आफ्नै पिता-पुर्खाहरूको सन्तान भित्र विवाह गर्नुपर्छ।
- 7 इस्राएलीहरूले पाएको भूमिको अंश अर्को कुलका मानिसहरूलाई हस्तान्तरण गर्न सकिदैन। प्रत्येक इस्राएली आफ्नो पैतृक सम्पति भित्र पत्नुपर्छ।
- 8 इस्राएली कुलको प्रत्येक छोरी जसले पिता-पुर्खाहरूको सम्पति पाएको छ उसले आफ्नो कुल भित्रैको पुरुषसित विवाह गर्नुपर्छ ताकि पिता-पुर्खाहरूको नामको भूमि आफ्नो कुल देखि बाहिर नजाओस्।
- 9 यसर्थ एक कुलको मानिसहरूको भूमि अर्को कुलको मानिसहरूमाथि हस्तान्तरण गर्नु नपरोस्। आफ्नो कुलको भूमि आफ्नै कुलमा रही रहोस्।”
- 10 सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो।
- 11 तिनकी छोरी महला, तिसा, होम्ला, मिल्का र नोआले आफ्नै काकाको छोराहरूसित विवाह गरे।
- 12 तिनीहरूले यसुफका छोरा मनश्शेका कुलहरूमा नै विवाह गरे र तिनीहरूको पैतृक भूमि तिनीहरूकै पिता-पुर्खाहरूको वंशभित्रै रह्यो।
- 13 यरीहोको पारिपट्टि यर्दन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्।

* 36:4: पुनर्स्थापनाको समय अर्थात “जुबिलि वर्ष।”

व्यवस्थाको पुस्तक

मोशा इसाएलीहरू सँग कुरा गर्नुहुन्छ

- 1 जब इसाएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरुभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको सदेश यही थियो।
- 2 सेइर पर्वत भएर होरेब पर्वतबाट कादेश बनें पुग्नु मात्र एघार दिन लाग्छ।
- 3 तर इसाएलीहरूलाई मिश्र देशदेखि यस ठाउँमा पुग्न चालीस वर्ष लाग्यो। मोशाले तिनीहरूलाई चालीसौं वर्षको एघारौं महिनाको पहिलो दिन परमप्रभुले आदेश गर्नु भएको प्रत्येक कुरा भने।
- 4 परमप्रभुले हेशबोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अशतारोतमा र एद्रेईमा बसे बाशानका राजा ओगलाई जितेपछि यस्तो भएको थियो।
- 5 यर्दन नदीको पूर्वपट्टि मोआब देशमा परमप्रभुले दिनु भएको आज्ञाहरू मोशाले इसाएलका मानिसहरूलाई सुनाए। मोशाले भने,
- 6 “होरेब पर्वतमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा धेरै दिनसम्म बस्नौ।’
- 7 अब पहाडी क्षेत्रतिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगवामा, समुद्रका किनारामा, कनान अनि लबानोन अनि यफ्रेटिससम्म जाऊ।
- 8 हेर! म तिमीहरूलाई त्यो भूमि दिँदछु, जाऊ अनि त्यस भूमिमा बस, मैले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक, अनि याकूब र तिनीहरूका भावी सन्तानहरूलाई यो भूमि दिने प्रतिज्ञा गरेको थिएँ।”

मोशा अगुवाहरू छान्छन्

- 9 मोशाले भने, “त्यस समयमा मैले भनेको थिएँ, ‘म तिमीहरूको हेरचाह गर्नु सक्तिनँ।’
- 10 अनि झन् अहिले त परमप्रभु तिमीहरूको परमेश्वरले यति धेरैभन्दा धेरै मानिसहरू बढाउनु भयो तिमीहरू आकाशको ताराहरू झैं भारिएका छौ।
- 11 अहिले परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वर परमप्रभुले तिमीहरूलाई हजार गुणा संख्या बेशी बनाऊन अनि प्रतिज्ञा गर्नु भए अनुसार नै तिमीहरूलाई आशीर्वाद दिऊन।
- 12 तर म तिमीहरूको हेरचाह गर्न र आफै तिमीहरूका झगडाहरू समाधान गर्न असमर्थ छु।
- 13 यसकारण तिमीहरूले आफ्ना कुलहरूबाट जान, विवेक तथा अनुभव भएका मानिसहरू छान म तिमीहरूलाई तिमीहरूको अगुवा बनाउनेछु।’
- 14 “अनि तिमीहरूले भन्थ्यो, ‘यसो गर्नु असल काम हो।’
- 15 “यसकारण मैले तिमीहरूद्वारा चुनेका बुद्धिमान र अनुभवी मानिसहरूलाई तिमीहरूको अगुवाहरू नियुक्त गरे। यसरी मैले तिमीहरूमध्ये केहीलाई हजार जनाका अगुवाहरू, सय जनाका अगुवाहरू, पचास जनाका अगुवाहरू अनि दश जनाका अगुवाहरू नियुक्त गरे। मैले तिमीहरूका प्रत्येक पारिवारिक समूहहरूलाई अधिकारी नियुक्त गरे।
- 16 “त्यति बेला, मैले ती न्यायकर्ताहरूलाई भने, ‘कुनै पनि झगडामा तिम्रा भाइहरूका कुरा सुन र ठीक-ठीक न्याय गर, त्यो झगडा इसाएलीहरूमाझ होस् अथवा इसाएली र विदेशीहरूमाझ होस्।’
- 17 जब तिमीहरू न्यायकर्ता भएर निर्णय लिन्छौ तब तिमीहरूले सोच्नु हुँदैन को महत्वपूर्ण र महत्वहीन मानिसहरू हुन। कसैसँग पिन डराउनु हुँदैन कारण तिमीहरूले गरेको निर्णय परमेश्वरबाट भएको हुन्छ। तर यदि कुनै झगडाको विषय तिमीहरूको निम्ति कठिन भए त्यो म कहाँ ल्याऊ।’
- 18 त्यही समयमा तिमीहरूले गर्नु पर्ने सबै विषयहरू म तिमीहरूलाई भन्नेछु।

कनानमा जासूसहरू जान्छन्

- 19 “तब परमप्रभु हाम्रा परमेश्वरको आज्ञा मानेर हामीले होरेब पर्वत छाडी एमोरी मानिसहरूको पहाडी देशको यात्रा गर्यौ अनि तिमीहरूले देखेको विशाल अनि भयंकर मरुभूमि भएर कादेश बनेमा पुग्यौ।
- 20 तब मैले तिमीहरूलाई भने, ‘तिमीहरू अब एमोरीहरूको पहाडी देशमा आइपुग्यौ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यो देश दिनु हुनेछ।
- 21 हेर, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो देश दिनुभएको छ। तिमीहरूले कुनै चीजको फिक्री नगर, कसैसँग नडराऊ परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले यस्तै गर्ने आदेश दिनु भएको छ।’
- 22 “तर तिमीहरू सबै मकहाँ आएर भन्थ्यौ, ‘पहिले हामी केही मानिसहरू त्यहाँ पठाऊं तिनीहरूले त्यो भूमिको निकाल गर्नछन् हामी कुन बाटो भएर कुनकुन शहरहरू भएर त्यस भूमिमा पुग्नेछौं, त्यस विषयमा समाचार ल्याउनेछन्।’
- 23 “तिमीहरूको कुरा मन पराएर मैले तिमीहरूको प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छाने।
- 24 तब ती मानिसहरू पहाडतिर लागे अनि एशकोलको बेंसीमा पुगेर त्यहाँ सब खोजीनिधि गरे।
- 25 तिनीहरू फर्केर आउँदा त्यहाँबाट हाम्रो निम्ति केही फलहरू ल्याए अनि त्यो भूमिको विषयमा बताउँदै ‘परमप्रभु हाम्रा परमेश्वरले हामीलाई राम्रो भूमि दिनु हुँदछ भने।’
- 26 “तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा अवहेलना गरी त्यो भूमि भएको ठाउँमा जान अस्वीकार गर्यौ।
- 27 तिमीहरू छाउनीमा गयौ अनि गुनासो पोख्दै भन्थ्यौ, ‘परमप्रभुले हामीलाई घृणा गर्नुहुन्छ, परमप्रभुले हामीलाई एमोरी मानिसहरूद्वारा नाश पार्न मिश्र देशबाट यहाँ ल्याउनु भयो।
- 28 अब हामी कहाँ जान सपछौं? हाम्रा बाह्र जना जासूस दाज्यू भाइहरूको समाचारले हामीलाई भयभीत बनाएको छ। तिनीहरू भन्दछन् “त्यस भूमिका मानिसहरू हामी भन्दा ठूला र अमला छन्। आकाश जति अमला पर्खाल भएका शहरहरू छन्। अनि तिनीहरूले त्यहाँ राक्षसहरू देखे।” ’
- 29 “यसकारण मैले तिमीहरूलाई भने, ‘विरक्त नहोऊ, ती मानिसहरूसँग नडराऊ।
- 30 परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूकोअधि जान् हुनेछ अनि युद्ध गर्नु हुनेछ। उहाँले मिश्रका लागि गर्नु भए जस्तै उहाँले गर्नु हुनेछ। तिमीहरूले आफ्नो अधि गएको त्यहाँ देख्यौ।
- 31 तिमीहरूले देखेका छौ एकजना मानिसले आफ्नो छोरोलाई कसरी बोकेर लान्छ त्यसरी नै परमप्रभुले तिमीहरूलाई लान्छु। परमप्रभुले तिमीहरूलाई यस ठाउँसम्म बचाएर ल्याउनु भएको छ।’
- 32 “तर अझ पनि तिमीहरू परमप्रभु आफ्नो परमेश्वरलाई विश्वास गर्दैनौ।

33 जब तिमीहरू यात्रा गरिरहेका थियो छान्नी कहाँ बनाउनु पर्ने निश्चय गर्नुको निम्ति परमप्रभु तिमीहरूको अधि जानु भयो। तिमीहरूलाई बाटो देखाउनु उहाँ राती आगोमा अनि दिउँसो बादलमा जानु भयो।

मानिसहरूलाई कनान जान दिइएन

34 “तिमीहरूले के भन्थो परमप्रभुले सुन्नु भयो र क्रोधित हुनुभयो। उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो,
35 ‘तिमी दुष्ट मानिसहरू मध्ये कसैले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसार त्यस असल देशमा पस्न पाउने छैन।
36 यत्नेको छोरो कालेबले मात्र त्यो देश देख्न पाउनेछ। कालेबले टेकेको भूमि म उसलाई र उसका सन्तानलाई दिनेछु। किन? किनभने मैले दिएको सम्पूर्ण आज्ञाहरू उसले पालन गर्थो।’

37 “तिमीहरूको कारण परमप्रभु पनि मसित रिसाउनु भएको थियो। उहाँले मलाई भन्नुभयो, ‘मोशा, तिमी पनि त्यस भूमिमा पस्न सक्तैनौ।
38 तर नूनका छोरा तिम्रो सहायक योहोशू त्यस भूमिमा जान सक्छन् तिनलाई उत्साह देऊ किनभने इस्राएलीहरूलाई त्यो भूमि आफ्नो पार्न तिनी अगि बढ्नेछन्।’

39 अनि परमप्रभुले हामीलाई भन्नुभयो, ‘तिमीहरूको बालबच्चाहरू शत्रुहरूले लिएर जानेछन् भनेर तिमीहरूले भन्थो तर ती नानीहरू त्यस भूमिमा जानेछन्। म ती नानीहरूलाई दोष दिने छैन कारण तिनीहरू अहिले अबुद्ध छन्, यसकारण म त्यो भूमि तिनीहरूलाई दिनेछु अनि तिनीहरूले त्यो भूमि आफ्नो भनी लिनेछन्।

40 तर तिमीहरू लाल समुद्र पुगे उजाड भूमि तिरको बाटो भएर जानु पर्छ!’

41 “तब तिमीहरूले भन्थो, ‘मोशा, हामीले परमप्रभु अधि पाप गरेका छौं। तर अब हामी परमप्रभु हाम्रा परमेस्वरले हामीलाई अधि आदेश गरे अनुसार लडाइँ गर्नेछौं।’

“तिमीहरूले पहाडी देशमा आक्रमण गर्ने तयारी शुरू गर्थो अनि तिमीहरू सबैले आफ्नो हतियारहरू भिर्थो।

42 तर परमप्रभुले मलाई भन्नुभयो, ‘मानिसहरूलाई पहाडमा गएर लडाइँ नगर्नु भन किन? किनभने परमप्रभु तिनीहरूसँग हुनु हुँदैन र शत्रुहरूले तिनीहरूलाई परास्त गर्नेछन्।’

43 “मैले तिमीहरूलाई भने तर तिमीहरूले सुनेनो अनि तिमीहरूले परमप्रभुको आदेशको अवहेलना गर्थो। तिमीहरूले गर्व गरेर काम गर्थो अनि पहाडी देशमाथि आक्रमण गर्न गर्थो।

44 तर पहाडी देशमा बस्ने अमोरीहरूले तिनीहरूको विरुद्ध युद्ध गरे अनि तिनीहरूलाई सेइरदेखि होर्मासम्म खेदे। तिनीहरूले एउटा मौरीको हल झैं तिमीहरूलाई खोजीरहे।

45 तब मात्र तिमीहरूले परमप्रभुलाई सहायता माग्थो तर परमप्रभुले तिमीहरूको केही सुन्नु भएन।

46 यसकारण तिमीहरू कादेशमा धेरै समयसम्म बस्यो।

2

इस्राएलीहरू मस्भूमिमा घुमी हिँडे

1 “तब परमप्रभुले मलाई भन्नुभयो जस्तो हामीले गर्थो। हामी लाल समुद्र जाने बाटो भएर मस्भूमिमा गर्थो। सेईर पर्वत छेउसम्म जानका लागि हामीले धेरै दिनसम्म यात्रा गर्थो।

2 तब परमप्रभुले मलाई भन्नुभयो,

3 ‘यी पहाडहरू भएर तिमीहरूले धेरै समय यात्रा गर्थो।

4 मानिसहरूलाई यी कुराहरू भन्नु, तिमीहरू सेइरको भूमिबाट जानेछौ। यो भूमि तिनीहरूका आफन्त, एसावका सन्तानहरूको हो। तिनीहरू तिमीहरूसित डराउनेछन्, यसकारण, होशियार बस।

5 तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु।

6 तिमीहरूले एसावका मानिसहरूबाट लिएको खाद्य र पानीको दाम तिर्नु पर्छ।

7 यो विशाल मस्भूमिमा तिमीहरू हिडेको कुरो उहाँलाई थाहा छ। परमप्रभु तिमीहरूका परमेस्वर तिमीहरूसित चालीस वर्षसम्म हुनुहुन्छ। तिमीहरूलाई आवश्यक परेको प्रत्येक कुराहरू उहाँले दिनुभयो, यसकारण उहाँको स्मरण गर कारण तिमीहरूले गरेको प्रत्येक कुरोमा उहाँको आशीर्वाद छ।’

8 “यसकारण सेईरमा बसोबास गर्ने हाम्रा आफन्तहरू, एसावका मानिसहरूलाई छाडेर हामी गर्थो। हामीले यर्दन बेसीबाट एलत शहर र एस्योन गेबेर जाने बाटो छाडेर माआबको मस्भूमि तिर जाने बाटो लाग्यो।

आरमा इस्राएलीहरू

9 “परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।’ ”

10 (विगतमा त्यहाँ एमीहरू बस्थे, तिनीहरूको संख्या धेरै थियो अनि तिनीहरू अनाकीहरू झैं अम्ला अनि बलिया मानिसहरू थिए।

11 अनाकीहरू पनि रपाई मानिसहरू कै अंश थिए तर मोआबका मानिसहरूले तिनीहरूलाई एमीहरू भन्दथे।

12 पहिले होरीहरू पनि सेइरमा बस्थे तर एसावका मानिसहरूले तिनीहरूको भूमि लिए। एसावका मानिसहरूले होरीहरूलाई नष्ट पारेर तिनीहरूको भूमिमा बसे। परमप्रभुले दिएको भूमिमा पनि इस्राएलीहरूले त्यहाँका मानिसहरूलाई त्यही गरे।)

13 “परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरू जेरद खोला पारी जाऊ।’ यसकारण हामी जेरद खोला पारी गर्थो।

14 जेरद बेसीबाट कादेश बर्नेसम्म पुन हामीलाई 38 वर्ष लाग्यो तब त्यस वंशका सबै युद्धका मानिसहरू छाउनीभित्र मरे। परमप्रभुले तिनीहरूलाई शपथ गर्नु भए झैं गरे।

15 परमप्रभु तिनीहरूको विरुद्ध तबसम्म हुनुहुन्थ्यो जबसम्म तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नष्ट भएनन्।

16 “योद्धाहरू मरेपछि,

17 परमप्रभुले मलाई भन्नुभयो,

18 ‘आज तिमीले आरको सीमाना पार गरेर मोआब जानैपर्छ।

19 तिमीहरू अम्मोनी मानिसहरूको नजिकै जानेछौ। तर तिनीहरूलाई कष्ट नदेऊ तिनीहरूसँग युद्ध नगर किनभने म तिनीहरूको भूमिबाट तिमीहरूलाई केही पनि दिने छैन, किनभने, तिनीहरू लूतका सन्तानहरू हुन् अनि मैले तिनीहरूलाई त्यो भूमि दिएको छु।’ ”

- 20 (त्यो भूमि पनि रपाईहरू कै भूमि भनेर जानिन्थ्यो। त्यहाँ उहिले रपाई मानिसहरू बस्थे। अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्थे।
 21 तिनीहरू पनि अनाकीहरू जस्तै अग्ला अनि बलिया थिए। तर परमप्रभुले जमजुम्मीहरूलाई नष्ट पार्न अम्मोनीहरूलाई सहायता गर्नु भयो। अम्मोनीहरूले त्यो भूमि लिए अनि तिनीहरू अहिले त्यहाँ छन्।
 22 परमेश्वरले तिनीहरूलाई एसावका मानिसहरूलाई जस्तै गर्नुभयो। विगत समयमा, सेइरमा होरी मानिसहरू बस्थे। तर एसावका मानिसहरूले होरीहरूलाई नष्ट गरेर अझ पनि एसावका सन्तानहरू त्यहाँ बसेका छन्।
 23 कसोरबाट आएका केही मानिसहरूसित पनि परमेश्वरले त्यस्तै व्यवहार गर्नुभयो। अब्बी मानिसहरू गाजाको वरिपरिको शहरहरूमा बस्थे। तर कसोरबाट केही मानिसहरू आए अनि अब्बीहरूलाई नष्ट पारेर कसोरबाट आएका ती मानिसहरूले त्यो भूमि दखल गरे अनि अहिलेसम्म तिनीहरू त्यही छन्।)

अम्मोरीहरूको पराजय

- 24 “परमप्रभुले मलाई भन्नुभयो, ‘अर्नोन खोला पारी तर्न तयारी बस। हेर, म देशबोनका राजा अम्मोरी सीहोन अनि उसको देश तिमीहरूको हातमा दिदिछु। तिमीहरू त्यसलाई अधिकारमा ल्याउने चेष्टा शुरू गर र तिनीहरूको विरुद्ध लडौँ गरेर त्यो भूमि अधिनमा पार।
 25 आज म प्रत्येक ठाउँको मानिसहरूलाई तिमीहरूसित भयभीत हुने बनाउँछु, तिनीहरूले तिमीहरूको विषयमा सुन्नेछन् अनि डरले कान्नेछन्।’
 26 “जब हामी कदमोत बाँझो भूमिमा थियौं, मैले देशबोनका राजा सीहोनलाई शाक्तिको संदेश दूत मार्फत पठाएँ। तिनीहरूले भने,
 27 ‘हामीहरूलाई तिप्रो देश भएर जाने अनुमति देऊ, हामीहरू सीधा अघि जाने छौं हामीहरू बाटोमा दाहिने अथवा देब्रे फर्कने छैनौं। हामी बाटोमा मात्र रोकिने छौं।
 28 हामीलाई खानु पिउनु देऊ त्यसको दाम हामी चुकाउनेछौं। हामी तिप्रो देशको बाटो भएर मात्र जान चाहन्छौं।
 29 यर्दन नदी पारिको जुन देश परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ, त्यहाँ पुन तिप्रो देशको बाटो भएर जान देऊ। अरू मानिसहरू सेइरमा बस्ने एसाव मानिसहरू र आरमा बस्ने मोआबीहरूले हामीलाई तिनीहरूको देशको बाटो भएर हिंडनु देऊ।’
 30 “तर देशबोनका राजा सीहोनले हामीलाई उसको देशबाट जानु दिएनन्। तिमीहरूका परमप्रभु परमेश्वरले तिनलाई कठोर बनाउनुभयो अनि आज हामीलाई थाहा छ सौँचै त्यस्तै भयो।
 31 “परमप्रभुले मलाई भन्नुभयो, ‘म तिमीहरूलाई सीहोनका राजा र उसको देश दिदिछु, जाऊ अनि उसको देश लेऊ।’
 32 “जाहज भन्ने ठाउँमा सीहोन राजा र तिनका समस्त मानिसहरू हामीसित युद्ध गर्न आए।
 33 तर परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पि दिनुभयो अनि राजा सीहोन, तिनका छोराहरू र सबै मानिसहरू पराजित भए।
 34 त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौं। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं।
 35 हामीले खाली गाई-वस्तु र राम्रा-राम्रा चीजहरू मात्र ती शहरहरूबाट लियौं।
 36 त्यहाँको कुनै शहर पनि हाम्रो सामुने टिएन सकेन, हामीले अर्नोन बेसीको किनारको अरोर शहर अनि बेसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो।
 37 तर तिमीहरू अम्मोनी मानिसहरूको भूमि समीप पनि गएनौं, यब्बोक नदीको किनार र पहाडी देशका शहरहरू पनि गएनौं र परमप्रभु हाम्रा परमेश्वरले मनाही गर्नुभएको कुनै ठाउँसम्म पनि गएनौं।

3

बाशानका मानिसहरूसित लडाइँ

- 1 “त्यसपछि हामी बाशानपट्टि गर्यौं। एद्रेईमा बाशानका राजा ओग र तिनका मानिसहरू हामीहरूसित लडाइँ गर्न आए।
 2 परमप्रभुले मलाई भन्नुभयो, ‘ओगसित नडराऊ। मैले उसलाई तिनीहरूको अघि समर्पित गराउन निश्चय गरेको छु। हशबोनमाथि शासन गर्ने अम्मोरीका राजा सीहोनलाई झैं तिमीले उसलाई पराजित गर्नेछौं अनि उसका मानिसहरू र सबै भूमि तिमीले पाउनेछौं।’
 3 “यसकारण परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओगलाई पराजित गराउनु भयो। हामीले उसको कसैलाई पनि बाँकी नराख्ने गरी परास्त पार्यौं।
 4 त्यस समयमा ओगको अर्थीनका सबै शहरहरू लियौं। हामीले ओगका 60 शहरहरू बाशान राज्यभित्रका अर्गवका इलाकाहरू कब्जा गर्यौं।
 5 यी सबै शहरहरूका अग्ला-अग्ला फाटक, पर्खाल र फाटकमा पकका ढोकाहरू थिए। त्यहाँ पर्खाल नभएका शहरहरू पनि थिए।
 6 हामीले ती सब सीहोन राजाका शहरहरू झैं ध्वंश पार्यौं। त्यहाँका प्रत्येक शहर अनि त्यस शहरका स्त्री-पुरूष अनि बाल-बच्चाहरू सबै ध्वंश पार्यौं।
 7 तर हामीले आफ्नो लागि त्यहाँ भएका बहुमूल्य वस्तुहरू र गाई-गोरूहरू भने सुरक्षित राख्यौं।
 8 “यस प्रकार हामीले अर्नोन घाटीबाट यर्दन नदीको पूर्वपट्टिको भूमि अनि अमोरी राजाहरूबाट हार्मोन पर्वतलाई लियौं।
 9 (हार्मोनलाई सीदोनीहरूले सियोन र एमोरीहरूले सर्नार भन्छन्।)
 10 यसरी हामीले समतलको सबै भूमिको र गिलादका शहरहरू सल्कादेखि एद्रेईसम्म बसानको समस्त आफ्नो पार्यौं। सल्का र एद्रेईहरू ओगको बाशानका राजा, ओगका शहरहरू थिए।”
 11 (बाशानका राजा ओग रपाई मानिसहरूमा बाँचेकाहरूमध्ये एक जना थिए। ओगको पलङ्ग फलामको थियो यो तेह फीट लामो अनि छ फीट चौडाको थियो। अम्मोनीहरू बसोबास गर्ने शहर रब्बामा त्यो पलङ्ग अझसम्म छ।)

यर्दन नदीको पूर्व भूमि

- 12 “यसकारण हामीले भूमि आफ्नो बनायौं अनि मैले रूबेनी र गादी कुल समूहलाई यसको भाग दिएँ। मैले तिनीहरूलाई अर्नोनको भूमिदेखि (जो अर्नोनको बेसी हो) गिलादको पहाडी देशसितै यसका शहरहरू तिनीहरूलाई दिएको छु। तिनीहरूले गिलादको आधा भूमि पाएको छन्।
 13 गिलादको अर्को आधा भाग र बाशानको सबै क्षेत्र मैले मनश्शेको आधा कुल समूहलाई दिएँ।”
 (बाशान ओगको राज्य थियो। यसलाई रपाईहरूको देश पनि भनिन्थ्यो। ओगको भूमिको एउटा भागलाई अर्गोव भनिन्थ्यो)
 14 मनश्शे परिवार समूह याईरले बाशानमा रहेको अर्गोवको सम्पूर्ण क्षेत्र गशरी र मकार्ता मानिसहरूको सीमानासम्म लियो। यसलाई याईरले उसको नाउँ दिएका थिए आजको दिनसम्म बाशानका क्षेत्रलाई हब्बत याईर भनेर जान्न सकिन्छ।)
 15 “मैले गिलाद माकरीलाई दिएँ।

- 16 स्केनी र गादका कुल समूहहरूलाई मैले गिलाद सीमानाबाट शुरू भएको भूमि दिएँ। यो भूमि अर्नो बेंसीबाट यब्बोक नदीसम्म फिजिएको छ। यब्बोक नदी अम्मोनी मानिसहरूको सिमाना पर्छ र बेंसीको मध्यभाग एकापट्टिको सिमाना हो।
- 17 यर्दन नदी छेउको मरुभूमि तिनीहरूको पश्चिमी सिमाना हो। गालिल झील यस क्षेत्रको उत्तरमा र मृत समुद्र (खारा समुद्र) यसको दक्षिणमा पर्छ। यो पिस्गा भीरको सतह हो। तिनीहरू पूर्वमा पर्छन्।
- 18 “त्यस समयमा मैले ती परिवार समूहलाई यो आज्ञा दिएँ, ‘परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको यतापट्टि बसलाई भूमि दिनु भएको छ। तर अहिले तिमीहरूका सेनाहरूले हतियार लिनुपर्छ र अरू इम्राएलीहरूलाई नदीको अर्कोपट्टिसम्म लिएर जाँदि गर्नु पर्छ।’
- 19 मैले दिएको भूमिमा तिमीहरूको पत्नीहरू, स-साना नानीहरू अनि तिमीहरूका गाई बस्तुहरू (म जान्दछु तिमीहरूको गाई-वस्तुहरू धेरै छन्) बस्ने छन्।
- 20 तर परमप्रभुले यर्दन नदीको अर्कोपट्टि दिनु भएको भूमि इम्राएलीहरूका आफन्तहरूले नपाएसम्म तिमीहरूलाई सहायता गर्नु पर्छ। तिमीहरूलाई परमप्रभुले शान्ति दिएरै तिनीहरूले शान्ति नपाउञ्जेल तिनीहरूलाई सहायता गर, तब मैले दिएको भूमिमा तिमीहरू फर्केर आउन सक्छौ।’
- 21 “तब मैले यहोशूलाई भने, ‘तिमीले यी दुई राजाहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरले गर्नु भएको सबै थोक देखेका छौ। तिमीहरू पसेका सबै राज्यहरूमा परमप्रभुले त्यस्तै गर्नु हुन्छ।’
- 22 ती देशहरूका राजाहरूसित तिमीहरू डराउनु पर्दैन कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको पक्षमा युद्ध गर्नुहुन्छ।’
- मोशालाई कनान जाने अनुमति दिइएन
- 23 “त्यसपछि मैले मेरो निम्ति विशेष केही कुरा गरीदिनुहोस् भनी परमप्रभुलाई बिन्ती गरेँ। मैले भने,
- 24 ‘हे परमप्रभु मेरो मालिक! म हजुरको दास हूँ। म जान्दछु तपाईंले गर्न सक्ने लौकिक तथा अलौकिक चीजहरूको केही भाग मात्र (अलिकति) मलाई देखाउनु भएको छ। तपाईंले जुन महान अनि शक्तिशाली कर्महरू गर्नु भएको छ त्यस्तो गर्न न त पृथ्वीमा न स्वर्गमा कुनै ईश्वरले गर्न सक्छन्।
- 25 मलाई यर्दन नदीपारि जान दिनुहोस् अनि अर्को पट्टिको असल भूमि हेर्न दिनुहोस्। मलाई लबानोन र सुन्दर पहाडी देश हेर्न दिनुहोस्।’
- 26 “तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनु भयो। उहाँले मेरो कुरा सुनु अस्वीकार गर्नु भयो। परमप्रभुले मलाई भन्नु भयो, ‘यति नै प्रयास छ, यस विषयमा अरू कुरा नगर।’
- 27 पिस्गा पर्वतको टाकुरामा जाऊ अनि पश्चिम, उत्तर, दक्षिण तथा पूर्वपट्टि हेर। तिमीले त्यहाँ आफ्नै आँखाले यी सब चीजहरू हेर्न सक्छौ तर तिमी यर्दन नदीपारि चाहिँ जान सक्दैनौ।
- 28 तिमीले यहोशूलाई उपदेश अवश्य देऊ। तिनलाई तिमीले उत्साह देऊ। तिनलाई बलियो बनाऊ। भूमि तिमीले देख्न सक्छौ तर यहोशूले मानिसहरूलाई त्यहाँ लैजाने छन् अनि तिनीहरूलाई त्यहाँ बस सहायता गर्नेछन्।’
- 29 “यसकारण हामी बेत-पोर वारि नै बेंसीमा बस्यौ।”

4

मोशा मानिसहरूलाई परमेश्वरको विधि-विधानहरू पालन गर्नु भन्छन्।

- 1 “अब, हे इम्राएलका हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँचेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ।
- 2 मैले दिएको आज्ञामा तिमीहरूले थपन सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।
- 3 “बाल पोसामा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झट्टा परमेश्वर बाललाई अनुसरण गरेका थिए।
- 4 तर जो परमप्रभु तिमीहरूका परमेश्वरसित थिए, तिनीहरू सबै आज पनि जीवित छन्।
- 5 “परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस जाँदिछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ।
- 6 यी विधि-विधानहरू सावधानीपूर्वक पालन गर, यसो गर्नाले अन्य राष्ट्रहरूका मानिसहरूले तिमीहरूलाई ज्ञानी तथा बुज्जकी सम्झनेछन्। ती राष्ट्रहरूका मानिसहरूले यी विधि-विधानहरूको विषयमा सुन्नेछन्। ‘तब तिनीहरूले भन्नेछन्। सौँचचैने यस राज्यका मानिसहरू ज्ञानी अनि बुज्जकी छन्।’
- 7 “जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्।
- 8 आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन।
- 9 तर तिमीहरू होशियारसँग बसुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिसर्नु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ।
- 10 होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अधि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिकने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’
- 11 तिमी नजिकै आयौ अनि पहाकको फेदमा उभियौ। त्यो पहाक जलेर आकाशसम्म पुग्यो र त्यहाँ कालो, बाक्लो अँध्यारो बादल थियो।
- 12 परमप्रभुले आगोबाट तिमीहरूलाई भन्नुभयो तर तिमीहरूले कसैलाई बोल्दै गरेको आवाज मात्र सुन्यौ, तर तिमीहरूले आकृति देखेनौ। त्यहाँ आवाज मात्र थियो।
- 13 परमप्रभुले तिमीहरूलाई दश आज्ञा, आफ्नो करार र ती पालन गर्नु भनी आज्ञा दिनु भयो, अनि परमप्रभुले करारका विधि-विधानहरू दृङ्गटा शिलापाटीमा लेखिदिनु भयो।
- 14 त्यही समयमा परमप्रभुले यी नियमहरू तिमीहरूलाई सिकाउने आदेश दिनु भयो जुन यर्दन नदीको वरिपरिको भूमिमा तिमीहरूले अनुसरण गर्नुपर्छ जसलाई तिमीहरू आफ्नो बनाएर बाँच्न जाँदिछौ।
- 15 “त्यस दिन जतिबेला होरेब पहाडमा आगोबाट परमप्रभु तिमीहरूसित बोल्नु भयो, तिमीहरूले उहाँलाई देखेनौ कारण उहाँ निराकार हुनुहुन्थ्यो।
- 16 यसकारण होशियार बस, जीवित प्राणीहरूको आकारमा मिथ्या देवताहरूको मूर्तिहरू बनाउने पाप गरी आफै ध्वंस नबन। पुरुष तथा स्त्रीको आकारमा मूर्ति नबनाऊ।
- 17 पृथ्वीमा हिंडने पशुहरू तथा आकाशमा उडने चराहरूको मूर्तिहरू नबनाऊ।
- 18 भूडूँमा घसिने जन्तु अथवा पानीमा पौरुडने प्राणीहरूको मूर्तिहरू पनि नबनाऊ।

19 अनि सावधान होऊ कारण आकाशमा सूर्य, जून, ताराहरूलाई पूजा गर्न आकृष्ट नहोऊ। ती वस्तुहरूलाई पूजा नगर। परमप्रभु तिमीहरूका परमेश्वरले संसारमा त्यसो गर्न अरू सबै जातिहरूलाई छोडदिनु भएको छ।

20 तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ।

21 “तिमीहरूको निम्ति परमप्रभु मर्मित रिसाउनु भयो। त्यो असल भूमि जहाँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई राख्नु हुँदछ त्यहाँ मलाई यर्दन नदीपारि जान नदिने कठोर प्रतिज्ञा गर्नु भयो।

22 तिमीहरू यर्दन नदी पारिको असल भूमिमा गएर बस्न सक्छौ तर म त्यहाँ पस्न सक्तैनौं, मैले यही मनुपर्छ।

23 तिमीहरू त्यस नयाँ भूमिमा सावधानी पूर्वक बस्नुपर्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गरेको करार बिर्सनु हुँदैन। परमप्रभुको आदेश पालन गर र कुनै पनि आकारमा मृति नबनाऊ।

24 किन? किनभने, अरू देवता मान्ने मानिसहरूसित परमप्रभु तिमीहरूका परमेश्वर रिसाएर आगो भई जलाएर नष्ट पार्नु हुनेछ।

25 “तिमीहरू त्यहाँ धेरै समयसम्म रहनेछौ र त्यहाँ तिमीहरूको नानीहरू अनि नाता-नातिनहरू हुनेछन्। तिमीहरू नराप्नो काम गर्नु थाल्छौ। त्यहाँ तिमीहरूले नाना प्रकारको मूर्तिहरू बनाउनेछौ जसले परमप्रभुलाई रिस उठाउनेछ।

26 यसकारण, म तिमीहरूलाई चेतावनी दिँदछु स्वर्ग र पृथ्वी मेरा साक्षीहरू हुनेछन् र यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुनःलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्नु भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहौ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंस हुनेछौ।

27 परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ।

28 त्यहाँ तिमीहरूले मानिसले बनाएको यस्तो देवता मूर्तिको सेवा गर्नेछौ, जसले न सुन्छ, न खान्छ न त गन्ध नै थाहा पाउँछ कारण तिनीहरू केवल काठ अथवा ढुङ्गाका मूर्तिहरू हुनेछन्।

29 तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ।

30 जब तिमीहरूमाथि मैले भनेको कुराहरू आइपर्नेछन्, संकष्टमा पर्नेछौ, तब तिमीहरू परमप्रभु आफ्नो परमेश्वरको शरणमा पर्नेछौ अनि उहाँको आज्ञा पालन गर्नेछौ।

31 परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ, यसकारण उहाँले तिमीहरूलाई त्याग्नुहुन्न, तिमीहरूलाई नष्ट पार्नुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नु भएको करार कहिल्यै बिर्सनु हुँदैन।

परमप्रभुले गर्नु भएका महान कार्यहरूको स्मरण गर

32 “अतीमा यस्तो कुनै महाकार्य भएको थियो? कहिल्यै पनि भएन। तिमीहरू जन्मनु अघिको कुराहरूलाई नियालेर हेर। सृष्टिकालको अवस्थालाई सम्झ जून समयमा परमेश्वरले मानिस-जातिको सृष्टि गर्नु भयो। संसारमा भएको सबै कुराहरूलाई गहिरो प्रकारले नियालेर हेर, यो भन्दा महान कार्य कहिल्यै कतै घटेको कसैले सुनेको छ? छैन!

33 तिमीहरूले परमेश्वरलाई आगोबाट बोल्नु भएको सुनेका छौ र पनि तिमीहरू जीवित नै छौ। तर तिमीहरूलाई थाहा छ अरू मानिसहरूसित यस्तो भएको छ? कहिले पनि भएको छैन।

34 अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डालागदा घटनाहरू भएको पनि देखेका छौ।

35 परमप्रभुले यी सब घटनाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन।

36 तिमीहरूलाई शिक्षा दिनको निम्ति उहाँले स्वर्गबाट आफ्नो आवाज सुनाउनु भयो, पृथ्वीमा उहाँले तिमीहरूको अधि आगोमा देखिनु भयो अनि त्यहाँबाट बोल्नु भयो।

37 “तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नु हुन्थ्यो यसैकारण तिमीहरूलाई उहाँले उनीहरूका सन्तान बनाउन रोज्नु भयो। यसकारण आफ्नो महान शक्तिद्वारा परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याउनु भयो।

38 उहाँले तिमीहरूलाई तिमीहरूको भन्दा महान अनि शक्तिशाली जातिहरूको भूमिमा पसे अनि त्यसलाई तिमीहरूको आफ्नै बनाउनु भयो। उहाँले तिमीहरूलाई तिनीहरूको भूमिमा बस्न दिनु भयो। अनि उहाँले अड्डे गर्नु हुँदछ।

39 “तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्।

40 आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नेपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”

मोशा सुरक्षाका शहरहरू रोज्छन्

41 यर्दन नदीको पूर्व भागमा मोशाले तीनवटा शहरहरू छान्नु भयो

42 यदि कुनै मानिसले अञ्जामा अथवा कुनै शत्रुता बिने कुनै मानिसलाई मार्यो भने त्यो मानिस आफ्नो बचाउको निम्ति ती तीन शहरहरू मध्ये कुनै एउटामा भागेर जान सक्थ्यो। तर यदि मारिने मानिससित उसको कुनै शत्रुता थिएन भने मात्र त्यो मारिने मानिसको सुरक्षा त्यस अवस्थामा हुन सक्थ्यो।

43 मोशाले चुनेका तीन शहरहरू यी नै थिए: स्बेनीहरूको निम्ति बेसेरको अग्लो तराई गादीहरूको निम्ति गिलादमा रामोत अनि मनश्शेहरूको निम्ति बाशानको गोलन।

मोशाको व्यवस्थाको परिचय

44 मोशाले इस्राएलीहरूलाई परमेश्वरका व्यवस्थाहरू दिए।

45 इस्राएली मानिसहरू मिश्रदेशबाट आएपछि मोशाले यी शिक्षा, विधि-विधान, र नियमहरू तिनीहरूलाई बताए।

46 जून समयमा तिनीहरू यर्दन नदी पूर्वपट्टि अवस्थित बेतपोर पारीको बेसीमा थिए मोशाले तिनीहरूलाई यी विधि-विधानहरू दिए। तिनीहरू हेरबोनमा बस्ने एमोरीहरूका राजा सिहोनको देशमा थिए। (मिश्रदेशबाट आउँदा मोशा अनि इस्राएलका मानिसहरूले तिनलाई पराजित गरेका थिए।

47 तिनीहरूले सिहोनको राज्य र बाशानका राजा अंगको राज्य कब्जा गरे। यी दुवै एमोरी राजाहरू यर्दन नदीको पूर्वपट्टि बस्थे।

48 यो भूमि अन्रोन बैसीको किनारमा आरोएदेखि पर्वत सियोन (हर्मोन पर्वत) सम्म फिजिएको थियो।

49 यस भूमि अन्तर्गत यर्दन नदी पूर्वी भागको सम्पूर्ण बैसी, दक्षिणमा अराबा समुद्रसम्म र पूर्वमा पिस्मा पर्वत पथ्यरौं।

5

दश आज्ञाहरू

1 मोशाले इस्राएलीहरू सबैलाई बोलाए भने, “इस्राएलीहरू हो, आज म जुन विधि-विधानहरू र नियमहरू बताउँछु, सुन। यी नियमहरू अभ्यास गर अनि पालन गर्नका लागि दृढ बन।

2 परमप्रभु हाम्रा परमेश्वरले होरेब पर्वतमा हामीसित करार गर्नु भयो।

3 परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित होइन तर हामी जो आजसम्म जीवित छौं, यो करार बाँध्नु भएको छ।

4 परमप्रभुले तिमीहरूसित पर्वतमा आगोबाट सामुन्ने भएर बोल्नु भयो।

5 तर तिमीहरू आगोदेखि डरायौं। अनि तिमीहरू पहाडमा गएनौं यसकारण म परमप्रभु अनि तिमीहरूको बीचमा परमप्रभुले के भन्नुहुन्छ भनेर खडा भएँ। परमप्रभुले भन्नुभयो,

6 “म परमप्रभु तिमीहरूका परमेश्वर हूँ। मैले तिमीहरूलाई मिश्रदेशबाट जहाँ तिमीहरू दास थियौं बाहिर आउनमा मार्गदर्शन गरेँ। यसकारण यी आज्ञाहरू तिमीहरूले पालन गर्नेछौं।

7 “तिमीहरूले म बाहेक अरु कुनै देवी-देवताहरू मान्नु हुँदैन।

8 “तिमीहरूले कुनै प्रकारको मूर्तिहरू बनाउनु हुँदैन। तिमीहरूले आकाशमा, पृथ्वीमा तथा पानी मुनि सतहमा कुनै प्रकारको मूर्ति अथवा आकारको प्रतिमूर्ति बनाउनु हुँदैन।

9 कुनै मूर्तिको सेवा तथा पूजा नगर। किन? किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हूँ। म ईश्यालु छु र मेरा मानिसहरूले अस्ताई पूजा गरेको सहन सक्तैनौं। मेरो इच्छा विस्तर पूजा गर्नेहरू मेरा शत्रुहरू हुनेछन् र म तिमीहरू मात्र होइन तिमीहरूका छोरा-छोरीहरू देखि नाति-नातिनी अनि पनाति-पनातिनीसम्मलाई दण्ड भोग लाउने छु।

10 तर जसले मलाई प्रेम गर्छन् र मेरो आज्ञाहरू पालन गर्छन् तिमीहरूको हजारौं पुस्तासम्म म तिमीहरू प्रति कृपालु हुनेछु।

11 “यदि कसैले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ व्यर्थमा लिए एती मानिस दोषी हुन्छ अनि परमप्रभुले उसलाई निर्दोष पार्नु हुन्न, यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा लिनु हुँदैन।

12 “विश्राम-दिनलाई एक विशेष दिनको रूपमा लिनु पर्छ जस्तो परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा दिनु भएको थियो।

13 सातमा छ दिन आफ्नो काम गर।

14 तर सातौं दिनमा परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्राम लिनुपर्छ र त्यस दिन तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनी, कमार-कमारीहरू अथवा तिमीहरूका शहरहरूमा बसे विदेशीहरूले पनि काम गर्नुहुँदैन। तिमीहरूका कमार-कमारीहरू पनि तिमीहरू सँग विश्राम लिनु पर्छ अनि यहाँसम्म कि तिमीहरूले पालेका गोरू, गधा तथा अरू पशुहरूलाई पनि काम लगाउनु हुँदैन।

15 यो कहिल्यै नबिसर्त तिमीहरू मिश्र देशमा कमार थियौं र परमप्रभु तिमीहरूका परमेश्वरको आफ्नो शक्तिले तिमीहरूलाई यहाँ ल्याउनु भयो। उहाँले तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले विश्राम-दिनलाई एक विशेष दिनको रूपमा मान्नु भनी आज्ञा दिनुभएको छ।

16 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्ना अमा-बाबुको आदर गर्नु भन्नु भएको छ। यदि तिमीहरूले उहाँको आज्ञा पालन गरे तिमीहरू धेरै दिनसम्म बाँचेछौं अनि परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको भूमिमा तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।

17 “तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।

18 “तिमीहरूले व्यभिचारको पाप गर्नु हुँदैन।

19 “तिमीहरूले कुनै चीज चोर्नु हुँदैन।

20 “तिमीहरूले अरू मानिसहरूको विषयमा कहिल्यै झट्टो बोल्नु हुँदैन।

21 “तिमीहरूले अरूकी पत्नीको लालसा राख्नु हुँदैन। अरूको घर, खेतबारी कमारी, गाई अनि गधा अथवा केही चीजहरूको लोभ गर्नु हुँदैन।

अरू मानिसहरूको केही कुरोको पनि लालच गर्नु हुँदैन।”

मानिसहरू परमेश्वरदेखि डराए

22 मोशाले भने, “यी आज्ञाहरू परमप्रभुले तिमीहरूलाई जब दिनुभयो तिमीहरू सबै पहाडमा थियौं। त्यस बेला आगो, बादल घोर अँध्यारोबाट परमप्रभु बोल्नु भयो। उहाँले हामीलाई यी आज्ञा दिनु भएपछि अरू केही भन्नु भएन। उहाँले ती आज्ञाहरू दुइवटा ढुङ्गाका पाटीहरूमा लेखेर मलाई दिनुभयो।

23 “जब पहाड आगोले जलिरहेको थियो त्यसबेला तिमीहरूले अँध्यारोबाट आवाज सुन्नु। तब तिमीहरूका कुल प्रमुखहरू अनि बृद्ध-प्रधानहरू म कहाँ आए।

24 तिमीहरूले भने, ‘परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आफ्नो महिमा र महानता देखाउनु भयो। हामीहरूले उहाँलाई आगोद्वारा बोल्दै गरेको सुन्नु अनि थाहा पायौं परमेश्वरले कसैसित कुरा गरेपछि त्यो मानिस निरन्तर बाँच्ने सम्भावना हुन्छ।

25 तर यदि परमप्रभु हाम्रा परमेश्वर फेरि हामीहरूसित कुरा गरेको सुन्छौं हामी निश्चय मर्नेछौं। त्यो भयंकर आगोले हामीलाई ध्वंस पार्नेछ तर हामी मर्न चाहँदैनौं।

26 हामीहरू जस्तै कुनै मानिसले पनि जीवित परमेश्वरलाई आगोद्वारा कुरा गरेको देखेपछि बाँचिरहेको सुनेको छैन।

27 मोशा! तपाईं परमप्रभु हाम्रा परमेश्वर नजिक जानुहोस र उहाँले तपाईंलाई भन्नुभएको सबै कुराहरू सुनेर हामीहरूलाई बताउनु होस, तपाईंले भन्नु भएको सबै कुरा हामी पालन गर्नेछौं।’

परमप्रभु मोशासँग बोल्नुहुन्छ

28 “तिमीहरूले भनेको परमप्रभुले सुन्नु भयो र उहाँले मलाई भन्नुभयो, ‘मानिसहरूले के भने त्यो मैले सुनें, अनि त्यो उत्तम लाग्यो।

29 म तिमीहरूको सोच्ने तरिकामा परिवर्तन गर्न चाहन्थे म चाहन्थे तिमीहरूले मेरो सम्मान गर्स्न् र मेरो आज्ञाहरू हृदयबाट पालन गर्स्न्। तब तिमीहरू र तिमीहरूका सन्तानको प्रत्येक चीज राम्रो हुनेछ।

30 “जाऊ अनि मानिसहरूलाई आफ्नो-आफ्नो पालभित्र जानु भन।

- 31 तर मोशा, तिमी यहाँ पर्य, म तिमीलाई सबै आज्ञाहरू, विधि र विधानहरू बताउने छु जो तिमीले तिनीहरूलाई सिकाउनु पर्छ। यी कुराहरू मैले तिनीहरूलाई बसो-बास गर्नु दिइसहेको भूमिमा बस्दा पालन गर्नु पर्छ।
 32 “यसकारण, परमप्रभुले दिनु भएको आज्ञाहरू पालन गर्दा तिमीहरू अत्यन्तै होशियार हुनुपर्छ। परमेश्वरलाई अनुसरण गर्नु नछोड।
 33 यदि तिमीहरू परमेश्वरले दिनु भएको आदेश अनुसार जीवन निर्वाह गर्छौ भने तिमीहरू बाँचिरहनेछौ अनि प्रत्येक कुराहरू तिमी निम्ति राम्रो हुनेछ। तिमीहरू आफ्नो भूमिमा धेरै लामो उमेर बाँच्नेछौ।

6

सधै परमेश्वरलाई प्रेम गर र उहाँको आज्ञा पालन गर

- 1 “आज्ञा, विधि तथा विधानहरू यी नै हुन् जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनुका निम्ति मलाई बताउनु भयो। तिमीहरूले प्रवेश गर्दै गरेको भूमिमा यी विधि-विधानहरू पालन गर।
- 2 सम्पूर्ण जीवनभरि तिमीहरू अनि तिमीहरूका सन्तानहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्मान गर्नुपर्छ। त्यो मैले दिएको उहाँको नियम र आज्ञाहरू अवश्यै पालन गर्नुपर्छ। यदि तिमीहरूले यसो गर्दौ भने त्यो नयाँ भूमिमा तिमीहरूले दीर्घायु भोग गर्नेछौ।
- 3 हे इस्राएलीहरू हो! ध्यान पूर्वक सुन अनि यी विधि-विधानहरू पालन गर। तब प्रत्येक चीज तिमीहरूको निम्ति असल रहनेछ र तिमीहरूका बाल-बच्चाहरू धेरै हुनेछन् अनि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले प्रतिज्ञा गरे झैं तिमीहरूको भूमि धेरै असल कुराहरूले भरिएको हुनेछ।
- 4 “हे इस्राएली, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ।
- 5 तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ।
- 6 आज मैले दिएको आज्ञाहरू सधै सम्झना राख।
- 7 जब तिमीहरू, घरमा विश्राम गर्न बस्छौ अथवा बाटोमा हिंड्छौ यी आज्ञाहरूको विषयमा आफ्ना नानीहरूसित कुरा गर जब तिमीहरू उठ बस गर्छौ।

- 8 मेरो यी आज्ञाहरू सम्झना राख्का लागि लेखेर हातमा बाँध, आफ्ना निधारमा बाँधि राख
 - 9 तिनीहरूलाई तिमीहरूको संघार अनि घरको मूल ढोकाहरूमा लेखेर राख।
 - 10 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन।
 - 11 परमप्रभुले राम्रा वस्तुहरूले भरिएका घरहरू तिमीहरूलाई दिनु हुनेछ जो तिमीहरूले त्यहाँ राखेका होइनौ। परमप्रभुले इनारहरू दिनुहुनेछ जो तिमीहरूले खनेको होइनौ। परमप्रभुले दाख र भद्राक्षको खेतबारी दिनु हुनेछ जो तिमीहरूले रोपेका थिएनौ।
 - 12 “तर सावधान परमप्रभुलाई नबिसर् कारण तिमीहरू मिश्रदेशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनु भयो।
 - 13 परमप्रभु तिमीहरूका परमेश्वरको मात्र आदर र सेवा गर। अनि शपथ खाँदा उहाँको नाउँमा मात्र गर, अरू झटा देवताहरूको नाउँ नलेऊ।
 - 14 तिम्ना वरिपरि भएका मानिसहरूका देवता तिमीले पूज्नु हुँदैन।
 - 15 परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसितै बसु भएकाले यदि तिमीहरूले अरू ईश्वरहरू पूजा गर्छौ उहाँ रिसाउनु हुनेछ पृथ्वीमा तिमीहरूलाई ध्वंस पार्नु हुनेछ।
 - 16 “तिमीहरूले मस्सामा झैं आफ्नो परमप्रभुको परीक्षा लिनु हुँदैन।
 - 17 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू सावधानीसित मान्नु पर्छ अनि उहाँको अनुशासन नियम र विधि-विधानलाई पालन गर्नु पर्छ।
 - 18 तिमीहरूले परमप्रभुलाई प्रसन्न गराउने कामहरू गर्नुपर्छ, जो सही र असल छन्। तब तिमीहरूको निम्ति प्रत्येक चीज नै असल रहनेछ अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई प्रतिज्ञा गर्नु भएको असल भूमिमा जान सक्नेछौ।
 - 19 अनि परमप्रभुले भन्नु भए झैं तिमीहरू आफ्ना शत्रुहरूलाई बाहिर खेद्रेछौ।
- परमप्रभुले जस्तै आफ्ना नानीहरूलाई शिक्षा देऊ
- 20 “भविष्यामा तिमी छोरोले सोध्ला, ‘परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका शिक्षाहरू, नियम तथा विधि-विधानहरूको अर्थ के हो?’
 - 21 तब तिमी छोरोलाई भन्नेछौ, ‘हामी मिश्रमा फिरऊनको दासहरू थियौ तर परमप्रभुले हामीलाई आफ्नो दाहबलले त्यहाँबाट बाहिर ल्याउनु भयो।
 - 22 परमप्रभुले महान अनि आश्चर्यजनक काम गर्नु भयो। हामीहरूले उहाँलाई यी कामहरू मिश्रवासी, फिरऊन तथा तिनका घरका मानिसहरूमाथि गरेको देख्यौ।
 - 23 त्यसपछि परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित गर्नु भएको प्रतिज्ञा अनुसार भूमि दिनका लागि हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो।
 - 24 परमप्रभुले यी सबै विधि-विधानहरू पालन गर्नु हामीलाई लगाउनु भयो। हामीले परमप्रभु हाम्रा परमेश्वरलाई आदर गर्नुपर्छ तब परमप्रभुले आज जस्तै हामीलाई सधै जीवित राख्नु हुनेछ।
 - 25 परमप्रभु हाम्रा परमेश्वरले बताए जस्तै यदि सारा व्यवस्थाहरू होशियारीसँग हामीले पालन गर्दौ भने उहाँले भन्नु हुनेछ हामीले राम्रो काम गर्दौ।’

7

इस्राएलीहरू परमेश्वरका विशेष मानिसहरू

- 1 “तिमीहरूले आफ्नो बनाउनको निम्ति प्रवेश गरिरहेको भूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले मार्ग-दर्शन गर्नु हुनेछ। तिमीहरूभन्दा अझ ठूला अनि शक्तिशाली सातवटा देशहरू-हिती, गिर्गशी, एमोरी, कनानी, पारिज्जी, हिब्वी र यबूसीहरूलाई परमप्रभुले तिमीहरूलाई बसाउन बलपूर्वक निकाल्नु हुनेछ।
- 2 परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ।
- 3 ती देशका मानिसहरूसित तिमीहरू तथा तिम्ना छोरा-छोरीहरूको वैवाहिक सम्बन्ध हुन नदेऊ।
- 4 किन? कारण, तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मेरो सेवा गर्नबाट विमुख बनाउनेछन् र तिनीहरूले अरू देवी-देवताहरूको पूजा गर्नेछन्। अनि परमप्रभु तिमीहरूसित अत्यन्तै रिसाएर तिमीहरूलाई ध्वंस पार्नु हुनेछ।

झूटा देव-देवताहरू ध्वंस पार

5 “तिमीहरूले ती जातिहरू प्रति जे गर्नुपर्छ यी हुन् तिमीहरूले तिनीहरूको वेदीहरू र स्मारक ढुङ्गा टुक्रा-टुक्रा पारेर नष्ट गर्नुपर्छ। अनि तिनीहरूको अशेष देवीका खम्बाहरू काटेर ढाल्नु पर्छ अनि तिनीहरूका मूर्तिहरू जलाउनु पर्छ।

6 किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वी भरिका मानिसहरूमध्ये तिमीहरूलाई आफ्ना विशेष मानिसहरू बनाउन मन पारउनु भयो र तिमीहरू परमप्रभुको आफ्नै मानिसहरू हो।

7 किन परमप्रभुले तिमीहरूलाई प्रेम गर्नु भयो अनि आफ्ना विशेष मानिसहरूको रूपमा रोज्नु भयो? यो यसकारण होइन कि तिमीहरू विशाल राष्ट्र छौ! तिमीहरूको जन संख्या अरु सबै भन्दा कम्ती छ।

8 तर परमप्रभुले तिमीहरूलाई आफ्नो महान् शक्तिद्वारा मिश्र देशबाट बाहिर निकाल्नु भयो, तिनीहरूको दासत्वबाट मुक्त गराउनु भयो र मिश्र देशका राजा फिरऊनको नियन्त्रणबाट तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। किन? किनभने परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूका पिता-पुर्खाहरूसँग गरेको प्रतिज्ञा पूर्ण गर्नलाई यस्तो गर्नु भयो।

9 “यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ।

10 तर परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुन्छ जसले उहाँलाई घृणा गर्छन्। उहाँ तिनीहरूलाई ध्वंस पार्नुहुन्छ। उहाँलाई घृणा गर्नेहरूलाई दण्ड दिनु ढिलो गर्नुहुन्छ।

11 यसकारण आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू, विधि र विधानहरू तिमीहरूले सावधानी पूर्वक पालन गर्नु पर्छ।

12 “यदि तिमीहरूले ती विधि राम्ररी सुन्छौ अनि यदि अनुसरण गर्नुमा होशियार हुन्छौ तब तिमीहरूका पिता-पुर्खाहरूसित तिमीहरूलाई प्रेम गर्नु भनी गरेको करार परमप्रभु तिमीहरूका परमेश्वरले अवश्यै पूरा गर्नु हुनेछ। उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ।

13 उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ। उहाँले तिमीहरूका नानीहरूलाई आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूलाई अन्नबालि, तेल र नयाँ दाखरस दिनुहुनेछ। उहाँ तिमीहरूका जन्तु तथा भेडाहरूलाई पनि नयाँ बाछा-पाठाहरूको निम्ति आशीर्वाद दिनुहुनेछ। तिमीहरूले यी सबै आशीर्वादहरू त्यस भूमिमा पाउने छौ जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको थियो।

14 “अरु मानिसहरूले भन्दा तिमीहरूले बढी आशीर्वाद पाउनेछौ। प्रत्येक पति-पत्नी नानी जन्माउन योग्य हुनेछन्। गाईहरूले बाछा-बाछीहरू बियाउने योग्य हुनेछन्।

15 परमप्रभुले तिमीहरूलाई रोगी हुनबाट बचाउनु हुनेछ। परमप्रभुले मिश्रमा तिमीहरूसँग भएको कुनै भयंकर रोग तिमीहरूलाई हुन दिनुहुने छैन। तर परमप्रभुले तिमीहरूका शत्रुहरूलाई ती रोग हुन दिनुहुनेछ।

16 तिमीहरूले ती सबै मानिसहरूलाई ध्वंस पार्नुपर्छ जसमा परमप्रभुले परास्त गर्नमा सहायता गर्नु हुनेछ। तिनीहरूको निम्ति शोक नगर, तिनीहरूका देवताहरूको पूजा नगर। किन? किनभने तिनीहरू पासो हुन्, तिनीहरूले तिमीहरूको जीवन नष्ट पार्नेछन्।

परमप्रभु आफ्ना मानिसहरूलाई सहायता गर्ने प्रतिज्ञा गर्नुहुन्छ

17 “ ‘यी देशहरू हामीभन्दा शक्तिशाली छन्। यिनीहरूलाई कसरी हटाउनु सकिन्छ,’ यस्ता कुराहरू मनमा नसोच।

18 तिमीहरू तिनीहरूसँग डराउनु हुँदैन। तिमीहरूले सम्झनु पर्छ मिश्र देशमा परमप्रभु तिमीहरूका परमेश्वरले फिरऊन र तिनका मानिसहरूलाई के गर्नु भएको थियो।

19 तिमीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएका कष्टहरू देख्यौ। उहाँले गर्नु भएका अचम्मका चीजहरू तिमीहरूले देख्यौ। तिमीहरूले परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याउनमा उपयोग गरेको दलाल सामर्थ्य र शक्ति देखेका छौ। परमप्रभु तिमीहरूका परमेश्वरले त्यही सामर्थ्य मानिसहरूको विरोधमा प्रयोग गर्नु हुनेछ जसले तिमीहरूलाई भयभीत पार्छन्।

20 “परमप्रभु तिमीहरूका परमेश्वरले सबै मानिसहरू जो तिमीहरूदेखि भागेका छन् अनि लुकेका छन् तिनीहरूको पछि बच्च्यौं पनि पठाउनु हुनेछ। उहाँले तिनीहरू सबलाई ध्वंस पार्नु हुनेछ।

21 ती मानिसहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै हुनुहुन्छ र उहाँ महान् र भययोग्य परमेश्वर हुनुहुन्छ।

22 अनि परमप्रभु तिमीहरूका परमेश्वरले ती देशका मानिसहरूलाई अलि-अलि गर्दै तिमीहरूको भूमिबाट निस्कन बाध्य गराउनु हुनेछ। तिमीहरूले तिनीहरू सबैलाई एकै पल्टमा नष्ट गर्ने छैनौ यदि तिमीहरू त्यसो गर्नु भन्ने जंगलीजनावरहरू तिमीहरूका लागि ज्यादै बढने छन्।

23 तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ती देशहरू जित्रे बनाउनु हुनेछ। जससम्म तिमीहरूको विजय हुँदैन तिनीहरूलाई परमप्रभुले अल्मल्याई दिनु हुने छ।

24 परमप्रभुले तिमीहरूलाई तिनीहरूका राजाहरूलाई पनि परास्त गर्नमा सघाउनु हुनेछ। तिनीहरूलाई परास्तगर्नबाट कसैले पनि रोक्ने छैन।

25 “तिमीहरूले तिनीहरूका देव-देवताको मूर्तिहरू आगोमा फ्याँकि दिनु पर्छ अनि जलाएर नष्ट परिदिनु पर्छ। तिमीहरूले ती मूर्तिहरूमा रहेको सुन अथवा चाँदी राख्नु हुँदैन। त्यसले तिमीहरूको जीवनमा ध्वंस पार्नेछ, कारण परमप्रभु तिमीहरूका परमेश्वरले मूर्तिहरू मन पारउनु हुँदैन।

26 तिमीहरूले ती मूर्तिहरू ध्वंस पार्नु पर्छ, ती मूर्तिहरू आफ्नो घरमा ल्याउनु हुँदैन। तिमीहरूले मूर्तिहरूलाई घृणा गर्नुपर्छ।

8

परमप्रभुको सम्झना

1 “आज म जुन आज्ञाहरू दिइरहेको छु ती सब तिमीहरूले पालन गर्नुपर्छ तब मात्र तिमीहरू महान राष्ट्रमा विकास हुन सक्छौ। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई वचन दिनु भएको भूमि तिमीहरूले पाउनेछौ।

2 अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरुभूमिमा चालीस वर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्नु कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो।

3 परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले काहिल्यै जानेका थिएनौ ख्वाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्।

4 बितेको चालीस वर्षसम्म तिमीहरूले ल्याएको लुगा च्यातिएन, हिँड्दा तिमीहरूको गोडाहरू सुनिएन, किन? किनभने परमप्रभुले तिमीहरूको रक्षा गर्नुभयो।

5 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सब गर्नु भएको सम्झना गर्नु पर्छ। परमप्रभु भनेको आफ्नो छोरोलाई सिकाउने र सघाउने बाबु जस्तै हुनु हुन्थ्यो।

6 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू अनुसरण गर्नुपर्छ। उहाँलाई अनुसरण गर अनि सम्झना गर।

7 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदछ।

8 त्यो देश जौं, गहुँ, नेभाराको रूख, दाखको बोट, दारिम, भद्राक्षको तेल र महले भरिएको छ।

9 त्यहाँ तिमीहरूले प्रशस्त खाने कुरा पाउनेछौ, तिमीहरूलाई आवश्यक पर्ने पत्येक चीज पाउनेछौ। त्यहाँ तिमीहरूले ढुङ्गांमा फलाम पाउनेछौ र पहाड खन्दा तामा पाउनेछौ।

10 तिमीहरूले खान खोजेको सबै चीजहरू त्यहाँ पाउनेछौ र त्यस्तो सब चीजले भरिभराउ भूमि तिमीहरूलाई दिइएकोमा परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा तिमीहरूले गर्नेछौ।

परमप्रभुले जे गर्नु भयो नबिर्स

11 “सावधान बस, परमप्रभु तिमीहरूका परमेश्वरलाई नबिर्स अनि आज मैले दिएको आज्ञा र विधि-विधानहरू खबै होशियार भएर पालन गर।

12 तब तिमीहरूसित खानेकुराहरू प्रशस्त हुनेछन् तथा बस्ने राम्रा-राम्रा घरहरू तिमीहरूले बनाउनेछौ।

13 तिमीहरूसित गाई, भेडा अनि बाख्राहरू धेरै बढेर जान्छन् र तिमीहरूसित प्रशस्त मात्रामा सुन-चाँदी हुनेछ। तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।

14 जब यी सब कुराहरू तिमीहरूसित हुनेछन् तिमीहरू सावधान बस जसले गर्दा तिमीहरूमा अहंकार उत्पन्न भयो तिमीहरू मिश्रदेशमा कमारा थियो, परमप्रभुले त्यहाँबाट तिमीहरूलाई स्वतन्त्र गराएर ल्याउनु भयो, यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स।

15 परमप्रभुले तिमीहरूलाई सर्प र बिच्छीहरूले भरिएको सूखा मरुभूमि हुँदै ल्याउनु भयो। त्यस ठाउँमा पानी थिएन। यसकारण उहाँले तिमीहरूका लागि ढुङ्गाहरूबाट पानी निकाल्नु भयो।

16 मरुभूमिमा परमप्रभुले तिमीहरूलाई मन्न खवाउनु भयो, त्यो यस्तो चीज हो जुन तिमीहरूका पिता-पुर्खाहरूले पनि देखेका थिएनन् परमप्रभुले तिमीहरूको परीक्षा लिन भयो। किन? किनभने अन्तमा गएर तिमीहरूको निम्ति प्रत्येक चीज नै असल होस् भनी परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो।

17 यस्तो कहिलै नभन, “यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।”

18 परमप्रभु तिमीहरूका परमेश्वरको स्मरण गर। उहाँ नै एकजना हुनुहुन्छ जसले तिमीहरूलाई ती सब गर्न शक्ति दिनुहुन्छ। किन परमप्रभुले यसो गर्नुहुन्छ? किनभने आज उहाँले जे गरिरहनु भएको छ तिमीहरूका पिता-पुर्खाहरूसित गरिएको करार पनि यस्तै राख्न चाहनुहुन्छ।

19 “परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स। अन्य देवताहरूको पूजा तथा आराधना नगर, तिनीहरूलाई अनुसरण नगर। यदि त्यसो गर्थौ भने म चेताउनी दिन्छु तिमीहरू निम्नै ध्वंस हुनेछौ।

20 तिमीहरूको निम्ति परमप्रभुले अन्य राष्ट्रहरू ध्वंस पार्नुहुँदछ र यदि तिमीहरूले अरु देवता माने तिमीहरूलाई पनि तिनीहरूलाई जस्तै ध्वंस पारिने छ। किन? किनभने तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई मान्नु छाड्यौ।”

9

परमप्रभु इस्राएलीहरूलाई साथ दिनुहुन्छ

1 “हे इस्राएली मानिसहरू हो, सुन! आज तिमीहरू यर्दन नदी तरेर तिमीहरूभन्दा शक्तिशाली र महान राष्ट्रहरूलाई तिनीहरूको भूमिबाट निकाल्न जाँदैछौ। तिनीहरूका शहरहरू ढुला-ढुला र आकाश समान अग्ला-अग्ला पर्खाल छन्।

2 त्यहाँका बासिन्दाहरू अनाकीहरू हुन र तिनीहरूको विषयमा तिमीहरू जादुछौ। तिनीहरू अग्ला-अग्ला र बलिया हुन्छन् जासूसहरूले ‘तिनीहरूलाई कसैले जित्र सक्ने’ भनेको सुनेका छौ।

3 आज तिमीहरूले त्यो निम्नै गगर परमप्रभु तिमीहरूका परमेश्वर जो तिमीहरूको अधि जानु हुनेछ, जो भस्म गर्ने आगो झैं हुनुहुन्छ, ती जातिहरूका मानिसहरूलाई तिमीहरूको अधि लड्ने बनाउनु हुनेछ अनि उहाँले तिनीहरूलाई नष्ट गर्नु हुनेछ अनि तिमीहरूले तिनीहरूलाई चाँडे तिनीहरूको भूमिहरूबाट लखेटेर ध्वंस पार्नेछौ। परमप्रभुले तिमीहरूसित यस्तो हुनेछ भनेर प्रतिज्ञा गर्नु भएको थियो।

4 “परमप्रभु तिमीहरूका परमेश्वरले ती राष्ट्रका मानिसहरूलाई तिमीहरूको निम्ति देशबाट निकाली दिनु हुनेछ। ‘तर तिमीहरू आफै यस्तो नभन तिमीहरू धार्मिक मानिसहरू हो!’ यसकारण परमप्रभुले तिमीहरूलाई त्यहाँ बसाउन ल्याउनु हुँदछ। कारण के हो भने तिमीहरू धार्मिक मानिसहरू भएकाले होइन तर ती मानिसहरू नै दूध भएकाले तिनीहरूलाई आफ्नो भूमिबाट बाहिर निकालिदिछ।

5 तिमीहरू तिनीहरूको भूमिमा बस्न प्रवेश गर्दछौ, तर यसको कारण यो होइन तिमीहरू धार्मिक मानिसहरू हो र सही तरिकाले जीवन यापन गर्छौ। तर तिनीहरूको दुश्चालले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नु हुँदछ र तिमीहरू त्यहाँ प्रवेश गर्दछौ। यसो गरेर परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक अनि याकूबसित गरेको प्रतिज्ञा पूरा गर्नु हुँदछ।

6 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल भूमि दिनु हुँदछ, तर तिमीहरूले जान्नु आवश्यक छ परमप्रभुले यसो गर्नुको अर्थ यो होइन तिमीहरू धार्मिक मानिसहरू हो। सत्य यो हो कि तिमीहरू हठी मानिसहरू हो।

परमप्रभुको रिस सम्झना गर

7 “नबिर्स तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई मरुभूमिमा रिस उठाएका थियो। मिश्र देश छोडेको दिनदेखि यहाँ आईपुग्नुजेलसम्म तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ।

8 होरेब पर्वतमाथि तिमीहरूले परमप्रभुलाई यति क्रोधित तुल्यायो उहाँले तिमीहरूलाई नष्ट पार्नु हुनेथियो।

9 म चेप्टा ढुङ्गाहरू सित पहाडमा गएँ जसमा परमेश्वरले गरेको करार लेखिएको थियो। म त्यहाँ पहाडमाथि चालीस दिन अनि चालीस रात केही नखाइ अथवा पानीसम्म न पिउँ बसेँ।

10 ती शिला-पाटीमा आफ्नै औलाले तिमीहरू जुन दिन पर्वतमा सँगै भेला भएका थियो त्यसदिन उहाँले तिमीहरूलाई आगोद्वारा भन्नु भएका सबै आज्ञाहरू लेख्न भयो।

- 11 “यसकारण चालीस दिन चालीस रातको अन्तमा परमप्रभुको करार लेखिएका दुइवटा च्याटो शिला-पाटीहरू उहाँले मलाई दिनु भयो।
 12 त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, ‘उठ अनि चौँडे तल गई हाल। तिमीले मिश्रदेशबाट ल्याएका मानिसहरू आफैँ नष्ट भइरहेका छन्। यति चौँडे तिनीहरूले मेरो आज्ञाहरू पालन गर्नु छोडे। तिनीहरूले सुन पगालेर आफ्नो निम्ति मूर्ति बनाएका छन्।’
 13 “परमप्रभुले मलाई यसो पनि भन्नुभयो, ‘यी मानिसहरू अति हठी छन्, मैले निरीक्षण गरेँ।
 14 मलाई यी मानिसहरू नष्ट पार्न दिइयोस् जसले गद्दी म तिनीहरूको नाउँ स्वर्गबाट मेटाउन सकूँ। त्यसपछि म तिमीहरूलाई तिनीहरूभन्दा महान् र धेरै शक्तिशाली राष्ट्र बनाउनेछु।’

सुनको बाछो

- 15 “पर्वत जलिरहेको थियो, करार लेखिएको दुइवटा शिला-पाटीहरू मेरो हातमा थियो। म पर्वतबाट तल ओर्लिएँ मैले हेरेँ।
 16 अनि मैले देखे कि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्ध पाप काम गरिरहेका थियो। तिमीहरूले सुन पगालेर बाछोको मूर्ति बनाएको देखे। तिमीहरूले यति चौँडे परमप्रभुको आज्ञा पालन गर्न छाड्यौ।
 17 यसकारण मैले ती पाटीहरू तल फर्काएँ दिएँ अनि मेरो आँखाअधि नै ती टुक्रा-टुक्रामा परिणत भए।
 18 त्यसपछि अधिकैँ झैँ चालीस दिन चालीस रातसम्म केही नखाई पानीसम्म पनि नपिई परमप्रभु अधि भुँइमा घोटिएर शरण परे। तिमीहरूले धेरै पाप गरेको कारण मैले त्यसो गरेँ। परमप्रभुको निम्ति जुन अनिष्ट थियो त्यही गरेर परमप्रभुलाई क्रोधित तुल्यायो।
 19 उहाँ यति साह्रो क्रोधित हुनुहुन्थ्यो तिमीहरूलाई ध्वंस पार्न सक्नु हुन्थ्यो, यसकारण म अति भयभीत थिएँ। तर परमप्रभुले मेरो विन्ती फेरि सुन्नुभयो।
 20 परमप्रभु हास-नसित पनि साह्रो क्रोधित हुनुहुन्थ्यो र तिनलाई ध्वंस पार्न सक्नु हुन्थ्यो। यसकारण त्यस बेला मैले हास-नको निम्ति पनि प्रार्थना गरेँ।
 21 तिमीहरूले बनाएको भयानक बाछोको मूर्ति मैले आगोमा जलाए, टुक्रा-टुक्रा पारेर धुलो बनाएँ अनि त्यसपछि पर्वतबाट बगेर आएको खोलामा बगाई दिएँ।

मोशा इस्राएलीहरूलाई क्षमा दिनु भनी परमप्रभुलाई भन्दछन्

- 22 “तिमीहरूले परमप्रभुलाई तबेरा, मस्सा अनि किन्नोथ हतावामा पनि क्रोधित बनायो।
 23 अनि जब परमप्रभुले तिमीहरूलाई कादेशबनेँ छोड्ने आज्ञा दिनु भएको थियो तर तिमीहरू मानेनौ। उहाँले भन्नुभएको थियो, ‘जाऊ, मैले दिएको भूमि लेऊ।’ तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँलाई अविश्वास गर्थौँ अनि उहाँको आज्ञा मानेनौ।
 24 मैले तिमीहरूलाई जानेको दिन देखि तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ।
 25 “यसकारण म चालीस दिन अनि चालीस रात परमप्रभु अधि निहरी रहें किन? किनभने परमप्रभुले तिमीहरूलाई नष्ट गर्ने निणर्ण गर्नु भएको थियो।
 26 मैले परमप्रभुलाई प्रार्थना गरेर भनेँ, ‘हे परमप्रभु मेरा मालिक! यी मानिसहरूलाई तपाईंले मिश्र देशबाट आफ्नो पराक्रम तथा शक्तिका छुटाएर ल्याउनु भयो। यिनीहरू तपाईंका आफ्ना मानिसहरू हुन र यिनीहरूलाई नष्ट नगर्नुहोस्।
 27 तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकूबलाई दिनु भएको प्रतिज्ञा सम्झनु होस्। तिनीहरू कति हठी छन् त्यो बिर्सनु होस् अनि तिनीहरूले गरेको पाप तिर नहेर्नु होस्।
 28 यदि तपाईंले तिनीहरूलाई सजाय दिनुभयो भने मिश्र देशवासीहरूले भन्ने छन्, “परमप्रभु आफूले दिनु भएको प्रतिज्ञा अनुसार तिनीहरूलाई भूमि दिनु क्षम हुनु भएन। उहाँले तिनीहरूलाई घृणा गर्नु भयो र मार्नुको निम्ति मरुभूमिमा लेजाउनु भयो।”
 29 हे परमप्रभु! तपाईंका मानिसहरू हुन्। तिनीहरू तपाईंका हुन्। तपाईंले तिनीहरूलाई मिश्रबाट आफ्नो महाशक्ति लगाएर अनि आफ्नो पाखुरा फिजाएर ल्याउनु भयो।’

10

करारको नयाँ शिला-पाटी

- 1 “त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, ‘पहिले झैँ तिमीले दुईवटा ढुङ्गा काटेर कठोर शिला-पाटी बनाउनु पर्छ। त्यसपछि तिमी पर्वतमा म भएकहाँ आएर एउटा काठको सन्दूक बनाऊ।
 2 पहिलेको शिला-पाटीहरू जुन तिमीले फुटायौ, त्यसमा जे लेखिएको थियो म यी शिला-पाटीहरूमा पनि त्यही शब्दहरू लेख्छु। त्यसपछि ती पाटीहरू तिमीले सन्दूकमा राख।’
 3 “यसकारण मैले बबल काठको सन्दूक बनाएँ काटेर पहिलेका चेप्टा ढुङ्गा जस्तै बनाएँ। तब म पर्वतमाथि गएँ। मेरो हातमा दुइवटा चेप्टा ढुङ्गाहरू थिए।
 4 पछि परमप्रभुले पर्वतमा तिमीहरू भेला भएको समयमा आगोद्वारा दश आज्ञाहरू भने झैँ त्यही शब्दहरूले पाटीमा लेख्नु भयो। अनि परमप्रभुले मलाई ती पाटीहरू दिनु भयो।
 5 म पर्वतबाट तल आएँ, मैले पछि ती शिला-पाटीहरू बनाएको काठको सन्दूकभित्र राखेँ परमप्रभुले मलाई त्यहाँ राख्ने आज्ञा दिनु भयो। अझसम्म ती पाटीहरू त्यो सन्दूकमा छँदैछन्।”
 6 (इस्राएलीहरू बाओथ-बने याकानीहरूको क्वाहरूदेखि हिडेर मोसेरासम्म आए। त्यहाँ हास-नको मृत्यु भयो अनि तिनलाई त्यहीँ गाडे। हास-नको छोरो एलाजारले बाबुको ठाउँमा पूजाहारीको काम गरे।
 7 तब इस्राएली मानिसहरू मोसेराबाट गुदगुदासम्म हिडेर गए अनि फेरि गुदगुदाबाट खोलाहरू भएको भूमि योतबातामा आए।
 8 त्यस समयमा कुनै विशेष कामको निम्ति परमप्रभुले लेवी कुललाई अरु कुलबाट छुट्याउनु भयो। तिनीहरूले परमप्रभुका करारको सन्दूक बोक्ने काम गर्नु पर्थ्यो। आजसम्म चल्दै आएँ झैँ तिनीहरूले परमप्रभुको पूजाहारी काम पनि गरे परमप्रभुको नाउँमा तिनीहरूले मानिसहरूलाई आशीर्वाद पनि दिनु पर्थ्यो।
 9 यसकारण लेवीहरूको भागमा भूमि परेन। तिनीहरूको भागमा परमप्रभु पर्नु भयो जुन परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नु भएको थियो। भूमि अरु कुलका मानिसहरूको भागमा मात्र पर्यो।)
 10 “पहिला गरेँ झैँ म पर्वतमा चालीस दिन चालीस रात बसेँ। त्यस समयमा परमप्रभुले पनि मेरो प्रार्थना सुन्नुभयो र तिमीहरूलाई ध्वंस नगर्ने निणर्ण लिनुभयो।

11 परमप्रभुले मलाई आज्ञा दिनुभयो, 'मानिसहरूको यात्रामा मार्गदर्शन गर्न तिमी जाऊ। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसारको भूमिमा तिनीहरू बसोबास गर्न जान्छन्।'

साँच्चै परमप्रभु के चाहनुहुन्छ

12 "इसाएलका मानिसहरू हो, अब सुन! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ? परमप्रभु तिमीहरूले उहाँलाई सम्मान गरेको र उहाँले भन्नु भएका कुराहरू मानेको चाहनुहुन्छ। परमेश्वर तिमीहरूले प्रेम गरेको र उहाँलाई हृदय र प्राणले सेवा गरेको चाहनुहुन्छ।

13 यसकारण आज म तिमीहरूलाई जुन आज्ञाहरू र विधि-विधानहरू बताउँदैछु ती सब पालन गर। यी विधि-विधानहरू र आज्ञाहरू तिमीहरू कै भलोको निम्ति हो।

14 "आकाशहरू, सर्वोच्च आकाशमण्डलहरू, पृथ्वी तथा यसमा भएका प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वर के हुन्।

15 परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई यति ज्यादै प्रेम गर्नुभयो उहाँले तिनीहरूका सन्तान तिमीहरूलाई आफ्नो मानिस बनाउन रोज्नु भयो। उहाँले तिमीहरूलाई सबै अरू जातिहरूको साट्टामा मन पराउनु भयो अनि आजसम्म तिमीहरू उहाँले रोज्नु भएको मानिसहरू हो।

16 "हठी हुन छोड, आफ्नो हृदय परमप्रभुलाई समर्पण गर।

17 किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु हुनुहुन्छ। उहाँ महान् परमप्रभु हुनुहुन्छ। उहाँ शक्तिशाली र आश्चर्यजनक योद्धा हुनुहुन्छ। उहाँको निम्ति प्रत्येक मानिस एक शरह हो। उहाँको मन धनको वशमा छैन।

18 टुहरा-टुहरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ।

19 यसकारण तिमीहरूले पनि ती विदेशीहरूलाई प्रेम गर किनभने मिश्र देशमा तिमीहरू विदेशीहरू नै थियो।

20 "तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नखोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ।

21 परमप्रभु मात्र एकजना हुनुहुन्छ जसलाई तिमीहरूले प्रशंसा गर्नुपर्छ। उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले आफ्नै आँखाले देखेका छौ उहाँले महान् र आश्चर्यपूर्ण कामहरू गर्नु भएको छ।

22 जब तिमीहरूका पिता-पुर्खाहरू मिश्र देश गए त्यस समय तिनीहरूको जनसंख्या सन्तरी जना मात्र थियो तर अहिले परमप्रभुले तिमीहरूको परमेश्वरले तिमीहरूको जनसंख्या धेरै भन्दा पनि धेरै आकाशका ताराहरू जतिकै धेरै बनाइदिनु भएको।

11

परमप्रभुको सम्झना गर

1 "यसकारण तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई प्रेम गर्नु पर्छ। तिमीहरूले उहाँले भन्नु भएको कुराहरू गर्नुपर्छ अनि सधैं उहाँले दिनु भएको हुकुम, नियम, विधिहरू अनि आदेशहरू अनुसरण गर्नुपर्छ।

2 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनु भएको ती सबै महान् कुराहरू आज सम्झना गर। ती सब कुराहरू हुँदा तिमीहरू थियो तर तिमीहरूका नानीहरू होइनन्। तिमीहरूले परमप्रभु कति शक्तिशाली, कति महान् र उहाँले गर्नु भएको महान् कामहरू देख्यौ।

3 तिमीहरूका बाल-बच्चाले होइन तर उहाँले देखाउनु भएको चिन्ह र कार्यहरू तिमीहरूले देख्यौ, तिमीहरूले मिश्र देशका राजा फिरऊन र पूरा मिश्रदेशमा के गर्नु भयो देख्यौ।

4 मिश्र देशका सैन्य तथा तिनीहरूका घोडाहरू अनि रथहरूलाई के गर्नु भयो तिमीहरूका बाल-बच्चाहरूले होइन तिमीहरूले देख्यौ। तिनीहरूले तिमीहरूलाई खेद्दै थिए तर परमप्रभुले तिनीहरूलाई लाल समुद्रको पानीमा डुबाइ दिनुभयो र सम्पूर्ण ध्वंस पार्नु भयो।

5 तिमीहरू यस भूमिमा आई नपुगुञ्जेल मरूभूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति के के गर्नुभयो त्यो तिमीहरूका बाल-बच्चाले होइन, तर तिमीहरूले देख्यौ।

6 स्बेन कुलाका एलीआबका छोराहरू दातान र अबीरामलाई परमप्रभुले के गर्नुभयो तिमीहरूले देख्यौ। मानिसको मुख झैं पृथ्वी फाटेर तिनीहरूका सबै परिवार, पालहरू अनि तिनीहरूका नोकर चाकरहरू र सबै पशुहरू निलिएको इस्राएलका सबै मानिसहरूले देखेका छन्।

7 तिमीहरूका बाल-बच्चाहरूले होइन तर तिमीहरूले परमप्रभुले गर्नु भएको ती महान् कार्यहरू देख्यौ।

8 "यसकारण यदि आज मैले दिएका आज्ञा तिमीहरूले सम्पूर्ण रूपले मान्यौ भने तिमीहरू शक्तिशाली बनिनेछौ र यर्दन नदी पार गरी जुन भूमिमा प्रवेश गर्दैछौ त्यस भूमिलाई आफ्नो दखलमा राख्न योग्य बनिनेछौ।

9 जुन भूमि धेरै असल असल चीजहरूले भरिएको छ र जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू र तिनीहरूका सबै सन्तानहरूलाई दिन शयथ खानु भएको थियो। त्यस भूमिमा तिमीहरू दीर्घायु जीवन जिउन सक्नेछौ।

10 जुन भूमि तिमीहरू लैँदैछौ, त्यो मिश्र देश जहाँबाट तिमीहरू आएका छौ त्यस्तो छैन। मिश्र देशमा तिमीहरूले बीउ छरेर त्यसमा पानी हाल्दा आफ्नो गोडाको सहायताले खुट्टा चलाएर नालाबाट पानी हाल्नु पर्थ्यो। जसरी साग-सब्जीमा पानी हाल्थ्यौ त्यसरी नै खेतमा पनि हाल्नु पर्थ्यो।

11 तर इस्राएलमा त्यस्तो गर्नु पर्दैन, तिमीहरू जुन भूमिमा पर्दैछौ त्यहाँ पहाडहरू छन् र आकाशबाट परेको पानी तिमीहरूको खेतले पाउँछ।

12 परमप्रभु तिमीहरूका परमेश्वरले त्यस भूमिको हेरचाह गर्नुहुन्छ अनि वर्षको शुरुदेखि अन्तसम्म आफ्नो दृष्टि त्यस भूमिमाथि राख्नुहुन्छ।

13 "परमप्रभु भन्नुहुन्छ, 'आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू राम्ररी सुन परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर र आफ्नो सारा हृदय र प्राणले सेवा गर।

14 यदि यसो गरे, म ठीक समयमा तिमीहरूको भूमिमा पानी पारि दिनेछु। म शरद र वसन्त ऋतुमा तिमीहरूको निम्ति पानी पारि दिनेछु जसले गर्दा तिमीहरूले अन्न, नयाँ दाखरस र तेल जम्मा गर्न सक्नेछौ।

15 अनि तिमीहरूको गाईबस्तुहरूको निम्ति खेतमा प्रशस्त घाँस उमारी दिनेछु। तिमीहरूको निम्ति प्रशस्त खाने-कुराहरू हुनेछन्।'

16 "मूख नबन, सधैं सावधान भएर बस। अरू देव-देवताहरूलाई पूजा नगर।

17 यदि यसो गर्थौ भने परमप्रभु तिमीहरूसित रिसएर आकाश बन्द गरिदिनु हुनेछ र पानी पर्न छोड्ने छ। खेती हुन छोड्ने छ र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल भूमिमा तिमीहरू चोँडै नै मर्नेछौ।

18 "मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधामा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भरिहोस्।

19 यी कुराहरू तिमीहरू घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्कँदा, उठ्दा सधैं सम्झना गर। नानीहरूलाई पनि यी विधिहरू सिकाऊ।

20 यी आदेशहरू ढोकाको चौकहरूमा र घरको फाटकमा लेख।

21 तब तिमी र तिमीहरूका नानीहरू धर्तीमा लामो अवधि बाच्नेछन् परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई वचन दिनु भएको थियो। तिमीहरू तबसम्म बाँच्ने छौ जबसम्म धर्तीमाथि आकाश छ।

22 “मैले तिमीहरूलाई बताएको आज्ञा पालन गर्न होशियार होऊ, परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर, उहाँले सिकाएको मार्गमा चल अनि उहाँप्रति विश्वासी बन।

23 तब, जब तिमीहरू त्यो भूमिमा बस्नु जानेछौ परमप्रभुले त्यहाँका अरू राष्ट्रहरूलाई उच्छेद गर्नु हुनेछ। तिमीहरूले तिमीहरू भन्दा शक्तिशाली र अधिक संख्यामा भएका मानिसहरूबाट त्यो भूमि लिने छौ।

24 तिमीहरूले टेके जति भूमि तिमीहरू कै हुनेछ। तिमीहरूको भूमि पूर्वमा यफ्रेटिस, नदीदेखि पश्चिममा भूमध्य सागरसम्म अनि उत्तरमा लबानोन दक्षिणमा मरुभूमिसम्म हुनेछ।

25 परमप्रभुले तिमीहरूको निम्ति प्रतिज्ञा गर्नु भएको छ, जुन जुन ठाउँमा तिमीहरू जाने छौ त्यहाँका मानिसहरू तिमीहरूसित डराउनेछन् एक जना पनि तिमीहरूको विरोध गर्न उभिने छैन।

इसाएलको चाहना आशीर्वाद अथवा सराप

26 “आज म तिमीहरूलाई केही रोज्ने मौका दिँदछु, तिमीहरूले सराप र आशीर्वाद मध्ये एउटा रोज्नु सक्छौ।

27 आज मैले तिमीहरूलाई बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू सुनेर पालन गरे तिमीहरूले आशीर्वाद पाउनेछौ।

28 तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू पालन गर्नु अस्वीकार गरे तिमीहरूले सराप पाउनेछौ। यसकारण आज मैले बताएको तरिकामा जीवन यापन गर्नु नछोड अरू देव-देवताहरू नपूज कारण तिमीहरूले परमप्रभुलाई चिन्दैछौ अरू देव-देवताहरूलाई चिन्दैनौ।

29 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो भूमिसम्म पुग्न डोर्याउनु हुनेछ र तिमीहरू चाँडै त्यहाँ पुग्नेछौ अनि भूमिमा अधिकार लिनेछौ। त्यो समयमा तिमीहरूले गीरिज्जीम डाँडामा गएर आशीर्वाद र एबाल डाँडामा गएर मानिसहरूलाई सराप घोषणा गर्नु पर्छ।

30 यी पर्वतहरू मोरेका बजारौट रूखहरूको नजिक यर्दन घाँटीमा बसेका कनानहरूको भूमिमा अवस्थित छन् जो गिलगालबाट यर्दन नदीको पश्चिमतिर पर्छन्।

31 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिने भूमि लिन जब तिमीहरू यर्दन नदी पारि जान्छौ अनि जब यो भूमिमा दरखल कायम गर्छौ

32 तिमीहरूले नियम र विधिहरू साँढे होशियारीसँग पालन गर्नुपर्छ जो आज तिमीहरूलाई बताउँछु।

12

परमेश्वरको आराधना गर्ने स्थान

1 “आफ्नो नयाँ भूमिमा तिमीहरूले पालन गर्नु पर्ने विधि-विधानहरू यिनीहरू नै हुन्। त्यस भूमिमा तिमीहरू जतिजेलसम्म बाँच्छौ तिमीहरूले यी विधि-विधानहरू अत्यन्तै सावधानीसँग पालन गर्नु पर्छ। परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदछ र परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्छ।

2 अहिले त्यस भूमिमा बसिरहेका मानिसहरूबाट तिमीहरूले भूमि लिनेछौ। तिमीहरूले ती मानिसहरूले पूजा गर्ने जग्गाहरू सम्पूर्ण रूपले ध्वंस पार्नु पर्छ। यी जग्गाहरू अग्ला-अग्ला पर्वतहरू, डाँडाहरूमा र हरियो रूखहरू मुनि छन्।

3 तिमीहरूका वेदीहरू फटाइदिनु, अनि तिमीहरूका पवित्र ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनु र तिमीहरूका अशेर देवताहरूका मूर्तिहरू ध्वंस पारिदिनु जसले गर्दा तिमीहरूको झटा देव देवताहरूका नाउँनिशान केही त्यस ठाउँमा नरहोस्।

4 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना त्यस ढंगमा गर्नु हुँदैन जसरी ती मानिसहरूले आफ्ना देवताहरूको पूजा गर्छन्।

5 तिमीहरूका कुलामा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ।

6 त्यही ठाउँमा होमबलि, बलिदान दशांश अन्न तथा पशु उपहार, विशेष उपहार, भाकल राखिएको उपहार अथवा तिमीहरूले परमप्रभुलाई चढाउन इच्छा गरेको कुनै विशेष उपहार तथा आफ्नो घरमा पहिले जन्मिएको पशु सब चढाउन त्यही ठाउँमा पुर्‍याउनु पर्छ।

7 परमप्रभु तिमीहरूका परमेश्वरको सामुने तिमीहरूले खानेछौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यही आशीर्वाद दिनु हुनेछ, अनि तिमीहरूले आफूले सबै काममा आनन्द भोग गर्नेछौ।

8 “अहिलेसम्म हामी आफ्नो इच्छा अनुसारले आराधना गरिरहेका छौ तर अब उसो त्यसरी आराधना नगरौ।

9 किन? किनभने अहिलेसम्म तिमीहरू विश्रामस्थान अनि उत्तराधिकारका ठाउँमा पसेका छैनौ जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिँदै आउनु भएको छ।

10 तर तिमीहरू यर्दन नदी पार गर्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नु भएको भूमिमा अधिकार गरे र बसेछौ। तब परमप्रभुले तिमीहरूलाई सुरक्षित राष्ट्र सँवैतिकका शत्रुहरूबाट सुरक्षा दिनुहुनेछ।

11 तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राष्ट्र जुन एउटा ठाउँ चुननुहुन्छ त्यही मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ।

12 तिमीहरू, तिमीहरूका आफन्तहरू, बाल-बच्चाहरू, कमारा-कमारीहरू र शहरमा बासो-बास गर्ने लेवी कुलका मानिसहरूलाई त्यही स्थानमा ल्याऊ (ती लेवीहरूको निम्ति त्यो भूमिमा कुनै आफ्नो अंश हुँदैन) त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसँग आनन्द मनाऊ।

13 तिमीहरू निश्चय गर तिमीहरूको होमबलि आफ्नो इच्छा गरेको स्थानमा चढाउने छैनौ।

14 परमप्रभुले तिमीहरूको एउटा कुलहरूको कुनै विशेष ठाउँ रोज्नु हुनेछ। होमबलि देऊ तथा कामहरू गर जो मैले तिमीहरूलाई त्यस ठाउँमा गर्नु भनेको थिएँ।

15 “जहाँ जहाँ तिमीहरू बस्छौ त्यहाँ तिमीहरूले हरिण तथा मृग जस्ता असल पशुहरू मोरेर जति मास खान इच्छा गर्छौ खान सक्छौ, जति धेरै परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुन्छ। कुनै पनि मानिस जो शुद्ध अथवा अशुद्ध छ कसैले पनि त्यो मास खान सक्छ।

16 तर रगत पानी झैं भईमा पोख्नु पर्छ किनभने रगत खानु हुँदैन।

17 “तर केही चीजहरू यस्ता पनि छन् जो तिमीहरूले आफ्नो शहरमा खान सक्नेछौ। अनि ती चीजहरू हुन नयाँ बालीको दशांश अन्न, नयाँ दाखरस अथवा तेलको दशांश, घरका पशुहरूबाट जन्मिएको पहिलो पाठा अनि तिमीहरूले परमेश्वरलाई चढाउँछु भनी शपथ गरेको चीजहरू, तिमीहरूले चढाउनु इच्छा गरेको कुनै विशेष बलिका चीजहरू।

18 तिमीहरूले ती चीजहरू आफ्ना बाल-बच्चा नोकर-नोकनीहरू तथा आफ्ना शहरहरूभित्र बसो-बास गर्ने लेवी मानिसहरूसँगै लिएर तिमीहरूकै कुल माझमा परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको स्थानमा परमप्रभुको सम्मुख बसेर खानु पर्छ। तिमीहरूले गर्ने असल असल कार्यहरूमा परमप्रभु तिमीहरूका परमेश्वरको सामुने गरेर आनन्द मनाऊ।

19 तर तिमीहरू आफ्नो खाद्य लेवीहरूसँग बाँड्नु पर्छ भनी निश्चित होऊ। यस्तो तबसम्म गर जबसम्म आफ्नो भूमिमा बस्छौ।

20 “उहाँले प्रतिज्ञा गरे अनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको भूमिको सीमाना बढाउनु हुनेछ र जब तिमीहरूलाई मासु खान इच्छा हुनेछ र मासु खान्छु भन्ने छौ, तब जतिसम्म खानु इच्छा हुन्छ खाऊ।

21 परमप्रभुले छान्नु भएको स्थान टाढो पनि हुन सक्छ र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको पशुहरूलाई तिमीहरूले मैले भनेको आज्ञा अनुसार आफ्नो समयमा र स्थानमा खान सक्छौ।

22 तिमीहरूले हरिण तथा मृगको मासु झैं यी पशुहरूको मासु पनि खान सक्छौ खाने मानिस शूद्र अथवा अशूद्र जस्तो पनि हुन सक्छ।

23 तर रगत नखाने निधो गर्नुपर्छ। किन? किनभने रगतमा जीवन हुन्छ र कुनै चीज जसमा जीवन रहन्छ त्यो खानु हुँदैन।

24 पानी घोप्टाए झैं रगत भईमा पोखी देऊ। रगत खानु हुँदैन।

25 परमप्रभुले असल हो भन्नु भएको काम तिमीहरूले गर्नुपर्छ, तब मात्र तिमीहरू र तिमीहरूका सन्तानहरूलाई राम्रो हुनेछ।

26 “यदि तिमीहरूले परमेश्वरलाई केही विशेष चीज चढाउन चाहन्छौ भने परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको विशेष स्थानमा जानुपर्छ। अनि यदि तिमीहरूले कुनै विशेष उपहार चढाउन प्रतिज्ञा गर्छौ भने परमप्रभुले छान्नु भएको त्यस विशेष स्थानमा तिमीहरू जानुपर्छ।

27 होमबलि त्यही स्थानमा चढाउनु पर्छ र होमबलिको मासु र रगत परमप्रभु तिमीहरूका परमेश्वरलाई वेदीमा चढाउनु पर्छ। अन्य बलिदानहरूको निम्ति परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा रगत खन्याउनु पर्छ। तब तिमीहरूले मासु खान सक्छौ।

28 आज्ञाहरू जो म तिमीहरूलाई दिन्छु पालन गर्दा सावधान होऊ। जब तिमीहरू असल र उचित कामहरू गर्छौ जसले परमप्रभु तिमीहरूका परमेश्वरलाई सन्तुष्ट पार्छ, तब तिमीहरूको निम्ति र तिमीहरूको भावी सन्तानको निम्ति सधैं भलो हुनेछ।

29 “तिमीहरू अरू मानिसहरूको भूमि अधिकार गर्न जाँदछौ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति ती मानिसहरूलाई ध्वंस पार्नु हुनेछ। तिमीहरूले ती मानिसहरूलाई उच्छेद गर्नेछौ र तिमीहरू त्यहाँ बसे छौ।

30 त्यति भइसके पछि सावधान हुनु! ती मानिसहरूलाई ध्वंस पार्नेछौ। तर तिनीहरू झट्टो देवताहरू मान्नु पर्ने जालमा नफँस। सावधान बस! झट्टो देवताहरूअधि सहायताको निम्ति नजाऊ। यसो नभए, “तिमीहरूले ती देवताहरू पूजा गर्दथे यसकारण म पनि त्यस्तै प्रकारले पूजा गर्छु।”

31 परमप्रभु तिमीहरूका परमेश्वरलाई त्यसो नगर। त्यस्ता देवताहरूको पूजा नगर! किन? किनभने ती मानिसहरूले परमप्रभुलाई मन नपराउने सबै कुराहरू गर्छन्। होमबलि दिई तिमीहरू आफ्ना नानीहरू जलाउन पनि गाह्रो मान्दैनन्।

32 “मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थपे अथवा घटाउने काम नगर।

13

झट्टा अगमवक्ताहरू

1 “कुनै एकजना अगमवक्ता अथवा सपना व्याख्या गर्ने मानिस तिमीहरूकहाँ आउन सक्छ। उसले तिमीहरूलाई भन्न सक्छ उसले संकेत अथवा आश्चर्यजनक काम देखाउन सक्छ।

2 उसले भने झैं चिन्ह अथवा आश्चर्यजनक काम सँच्चै हुन सक्छ, तिमीहरूले कहिल्यै नजानेको अन्य देवतालाई उसले मान्न लगाउन सक्छ। उसले भन्न सक्छ, ‘हामी यी देवताहरूलाई पूजा गरौं।’

3 त्यस मानिसलाई नसुन किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको परीक्षा लिएको हुनसक्छ। यस्तो हुन सक्छ परमप्रभुलाई तिमीहरूको हृदय तथा प्राणले नै मानिरहेका छौ कि छैनौं जान्न जाँच गरिरहनु भएको होला।

4 परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर, उहाँलाई अनुशरण गर। परमप्रभुको आज्ञा पालन गर अनि उहाँले जे भन्नुहुन्छ त्यही गर। उहाँको सेवा गर तथा उहाँलाई कहिल्यै नछोड।

5 अगमवक्ता अथवा स्वप्न-दर्शी मानिसलाई तिमीहरूले मार्नु पनि पर्छ। किन? किनभने, उसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई नमान्नु भन्यो। उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भयो जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई जस्तो तरिकाले जीवन यापन गर्ने आज्ञाहरू दिनु भएको छ त्यसबाट उसले अलमलायो। तिमीहरूका मानिसहरूबाट दृष्टा हटाउनको निम्ति तिमीहरूले त्यसलाई मार्ने पर्छ।

6 “तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी संग-सम्बन्धी कसैले गुप्तपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउला। तिमीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ (यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।

7 ती देवताहरू ती मानिसहरूका हुन् जो तिमीहरूको नजिक अथवा टाढा बसेका हुन्छन् तिनीहरू तिमीहरूकै वरिपरि अरू जगामा बसेका हुन्छन्।)

8 त्यस मानिससँग तिमीहरूले सहमत हुनुहुँदैन। उसलाई न सुन, ऊ प्रति दया नदेखाऊ, उसको सुरक्षा नगर अनि उसलाई नछोड।

9-10 होइन, त्यसलाई ढुङ्गाले हिकार गर मार। त्यसलाई मार्न ढुङ्गा टिप्ने मानिसहरू मध्ये तिमी पहिलो हुनु पर्छ र अरू मानिसहरूले पनि त्यस माथि ढुङ्गा फर्काउनु। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको मिश्रदेशमा दास-दासीको जीवन बिताइरहेका थियो त्यहाँबाट बाहिर निकाल्नु भयो, उहाँले तिमीहरूलाई टाढो ल्याउने चेष्टा गर्नुभयो।

11 तब झ्यापलका मानिसहरूले थाह पाउँदैनन् र त्यस्तो दृष्टापूर्वक काम कहिल्यै गर्ने छैनन्।

12 “परमप्रभु तिमीहरूका परमेश्वरले बस्नको लागि तिमीहरूलाई शहरहरू दिनु भएको छ। कोही समय यी शहरहरू मध्ये कुनै एक शहरको विषयमा नराप्नो कुराहरू सुन्न सक्छौ। तिमीहरू थाहा पाउन सक्छौ।

13 केही नराप्ना मानिसहरू आफ्नै जाति भित्रका शहरबासीहरूलाई नराप्नो काम गर्न फकाउँदैनन्। तिनीहरू आफ्नै शहरका मानिसहरूलाई भन्न सक्छन्, ‘हामी अरू देवताहरूको सेवामा जाऊं।’ (ती देवताहरू तिमीहरूले कहिले पनि नदेखेका नजानेका हुन सक्छन्।)

14 त्यस विषयमा तिमीहरूले राम्रोसँग खोजी गर्नुपर्छ अनि यदि कुरो सत्य स्थापित भयो त्यस्तो अनिष्ट अथवा घृणित काम भएकै थियो भने।

15 ती शहरहरूका मानिसहरूलाई तिमीहरूले तबपले काटेर मार्नुपर्छ। तिनीहरू सबैलाई नष्ट पार्नुपर्छ र शहर पनि सम्पूर्णपले ध्वंस पार्नु पर्छ।

16 तिनीहरूका सबै बहुमूल्य चीजहरू जम्मा गर अनि तिनीहरूलाई शहरको बीचमा लैजाऊ, शहर अनि यसमा भएको प्रत्येक चीजलाई जलाई देऊ। यो परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि हुनेछ। त्यस शहरको पुर्ननिर्माण नहोस् र त्यो केवल ढुङ्गाको थुप्रो मात्र बनिरहास।

17 त्यस शहरमा भएको प्रत्येक चीज परमेश्वरलाई ध्वंश पार्न दिनु पर्छ जसले गर्दा त्यहाँ तिमीहरूको निम्ति केही पनि नहोस। यदि तिमीहरूले यो आज्ञा पालन गर्‍यो भने परमप्रभु तिमीहरूसित रिसाउन छोड्नु हुन्छ, उहाँ तिमीहरू प्रति दयालु हुनुहुन्छ, उहाँ तिमीहरू प्रति दुःखी हुनुहुन्छ। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिए अनुसार तिमीहरूलाई विशाल समुदाय बनिनामा सहयोग गर्नु हुनेछ।

18 यदि तिमीहरूले परमप्रभु तिमीहरिका परमेश्वरको आज्ञाहरू पालन गर्‍यो भने र परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा जुन असल छ त्यो मात्र गर्‍यो भने उहाँले त्यसो गर्नु हुनेछ।

14

1 “तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका नानीहरू हो। यदि तिमीहरूको आफन्तमा कसैको मृत्यु हुन्छ भने तिमीहरूको शरीरलाई नकाट अनि आफ्नो टाउकोको केश नखौर।* ”

2 किन? किनभने तिमीहरू अरु मानिसहरूभन्दा भिन्दै हो। तिमीहरू परमप्रभुको विशेष मानिसहरू हो। परमप्रभु आफ्ना परमेश्वरले संसारका सबै मानिसहरूको माझबाट तिमीहरूलाई आफ्नो विशेष मानिस बनाउन रोज्नुभएको छ।

इसाएलीहरूलाई खानु अनुमति दिइएका खाद्य वस्तुहरू

3 “परमप्रभुबाट घृणा गरिएका चीजहरू कुनै पनि नखाऊ।

4 तिमीहरूले यी पशुहरू खान सक्छौ: गोरू-गाई, भेडा, बाख्रा,

5 मृग, हरिण, बरौट, जंगली बोका, पहाडी बोका, चित्तल र पहाडी भेडाहरू।

6 खुर दुई भागमा चिरिएको छ र उग्राउँछ भने त्यस्ता कुनै पनि पशु खानुहुन्छ।

7 तर ऊँठ, खरायो अथवा भीर खरायो आदि नखाऊ यद्यपि यी पशुहरू उग्राउँछन्, यिनीहरूको खुर दुई भागमा चिरिएको छैन। यसकारण यी पशुहरू शुद्ध तिमीहरूका लागि खानु होइनन्।

8 अनि तिमीहरूले सँगुर खानु हुँदैन। तिनीहरूको खुरहरू त चिरिएका छन् तर तिनीहरू उग्राउँदैनन्। यसकारण सँगुर तिमीहरूको निम्ति शुद्ध खाना होइन र यसको कुनै अंगको मासु नखानु। मेरेको सँगुर तिमीहरूले नछुनु।

9 “पानीमा भएका प्राणीहरूमा जसको पंखेटा र कत्ला हुन्छ त्यो खानु सक्छौ।

10 तर पानीमा हुने प्राणीहरूमा जसको पंखेटा अनि कत्ला हुँदैन त्यस्ता प्राणी तिमीहरूले खानु हुँदैन कारण त्यो तिमीहरूको निम्ति अशुद्ध खाद्य हो।

11 “तिमीहरूले कुनै पनि शुद्ध पंक्षी खान सक्छौ।

12 तर यी पंक्षीहरूमा कुनै पनि नखाऊ; गम्ड, गिद्ध र कालो गिद्ध,

13 सबै प्रकारको रातो चील र कालो चील,

14 सबै प्रकारका काग

15 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुद्र-हॉस, सबै प्रकारको बेसारा,

16 सानो लाटोकोसेरो, ठूलो लाटोकोसेरो, सेतो लाटोकोसेरो,

17 मरूभूमिको लाटोकोसेरो, माछा खाने गिद्ध, पानी-काग,

18 सारस, सबै प्रकारको बकुल्लो, फाँचरो अथवा चमेरो।

19 “पंखेटा भएका कुनै किरा नखाऊ किनभने तिनीहरू अशुद्ध हुन्छन्।

20 तर तिमीहरू सबै शुद्ध चराहरू खानु सक्छौ।

21 “यदि कुनै पशु आफै मेरेको भए, त्यो तिमीहरूले खानु हुँदैन। त्यो मृत पशु तिमीहरूको शहरमा बस्ने कुनै विदेशीलाई देऊ, उसले त्यो खान सक्छ। अथवा तिमीहरूले त्यस मृत पशु विदेशीलाई बेचन सक्छौ, तर तिमीहरूले खानु हुँदैन। किन? किनभने तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका विशेष मानिसहरू हो।

“बाख्राको पाठो त्यसकै माउको दधमा नपकाऊ।

दशांश दिने निर्देशन

22 “तिमीहरूले प्रत्येक वर्ष तिमीहरूको खेतको उब्जनीबाट दशांश जोगाई निर्धारित गरेर राख्नु पर्छ।

23 तब तिमीहरू परमप्रभुले आफ्नो स्थान भनी छानेको घरमा जानु पर्छ। तिमीहरूको त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसित भेट हुन जान्छौ। त्यस समय तिमीहरूले त्यो दशांश अन्न, नयाँ दाखरस तेल, आफ्नो गोठमा जन्मेको प्रथम भेडा-बाख्राको पाठो खानेछौ। यस प्रकारले तिमीहरूले सधैं परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नेछौ।

24 तर त्यो निर्धारित ठाउँ टाढो भए तिमीहरू आफ्नो अन्नहरूको दशांश लिएर जानु नसक्ने पनि हुन सक्छौ। यस्तो भएको खण्डमा,

25 त्यो दशांश अन्न बेच र बेचेको दाम लिएर परमप्रभुले छान्नु भएको घरमा जाऊ।

26 तिमीहरूले जे रूचाउँछौ त्यही किन्न त्यो पैसा खर्च गर: जस्तै-गाई, भेडा, दाखरस अथवा कुनै अन्य सामग्री। तब तिमीहरू अनि तिप्रो परिवारहरूले खाएर अनि परमप्रभु तिमीहरूको परमेश्वरसित त्यस भूमिमा आनन्द मनाऊ।

27 तर तिमीहरूको शहरमा बस्ने लेवीहरूलाई नबिस। किन? किनभने तिमीहरूको झैं तिनीहरूको भूमि छैन।

28 “प्रत्येक तीन वर्षको अन्तमा तिमीहरूको अन्न उब्जनीबाट दशांश संग्रह गर्नु पर्छ। त्यसलाई आफ्नो शहरको भण्डारमा थुपार।

29 यो अन्न लेवीहरूको निम्ति हो कारण तिमीहरूको झैं तिनीहरूको आफ्नो भूमि छैन। यी अन्न शहरका अन्य अभाव ग्रस्त मानिसहरूको निम्ति पनि हो अनि यो विदेशीहरू, विधवाहरू र टुहुरा टुहुरी नानीहरूको निम्ति हो। यदि तिमीहरूले यसो गरेर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।

15

ऋण मुक्त हुने विशेष वर्ष

1 “प्रत्येक सात वर्षको अन्तमा तिमीहरूको ऋण माफ गर्नु नै पर्छ।

2 तिमीहरूले यो यसरी गर्नु पर्छ। प्रत्येक मानिस जसले अर्को इस्राएलीलाई ऋण दिएको छ उसले त्यो ऋण माफ गर्नु पर्छ। उसले ऋण लिने अर्को इस्राएली भाइलाई ऋण तिर्न लाउनु हुँदैन। किन? किनभने परमप्रभुले यस वर्ष ऋण माफ गर्ने आज्ञा दिनु भएको छ।

* 14:1: शरीरलाई ... नखौर यो कार्यहरू मूर्ति पूजकहरूले गर्छन्। आधा धर्म रीतिले अनि आधा विलाप रीति-रिवाजले इस्राएलीहरू पवित्र जाति भनिन्छ तिनीहरूले यस्तो रीति पछ्याउनु हुँदैन।

- 3 तिमीहरूले अर्को कुनै विदेशीलाई ऋण तिर्नु लगाउनु सक्छौ तर त्यो ऋण कुनै इस्पाएलीसित भए माफ दिने पर्छ।
- 4 तिमीहरूको भूमिमा कुनै गरीब मानिस हुने छैन। किन? किनभने परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदछ अनि तिमीहरूलाई धेरै धेरै आशीर्वाद दिनु हुनेछ।
- 5 तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्थौ भने मात्र त्यस्तो हुनेछ। आज तिमीहरूलाई मैले बताएको प्रत्येक आज्ञा खुबै होशियारीसँग पालन गर्नु पर्छ।
- 6 तब परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको प्रतिज्ञा अनुसार आशीर्वाद दिनु हुनेछ। अनि अन्य राष्ट्रहरूलाई ऋण दिनुको निम्ति तिमीहरूसित प्रशस्त पैसा-रूपिया हुनेछ। तर तिमीहरूले अस्वभावतः ऋण लिनु आवश्यक पर्दैन। तिमीहरूले धेरै राष्ट्रहरूलाई शासन गर्नेछौ, तर कसैले तिमीहरूलाई शासन गर्ने छैन।
- 7 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमिमा बस्दछौ, तिमीहरूको माझमा एकजना गरीब मानिस हुनु सक्छ। तिमीहरू स्वार्थी हुनु हुँदैन। त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार नगर।
- 8 त्यस मानिसलाई जुन चीजको जे खाँचो पर्छ त्यो सहायता गर। त्यसलाई सहायता गर्न तिमीहरू इच्छुक भई बस्नु पर्छ।
- 9 “सातौँ वर्ष जो ऋण माफ गरिने वर्ष हो र यसको निहुँमा कसैलाई सहायता गर्न अस्वीकार नगर। तिमीहरूको मनमा दुष्ट विचारलाई पस्र नदेऊ। जुन मानिसलाई केही सहायताको खाँचो छ उसको विषयमा दुष्ट विचार नगर। यदि तिमीहरूले त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार गरे उसले परमप्रभुलाई आरोप गर्नेछ र तिमीहरूलाई परमप्रभुले पाएको दोषी लाग्नेछ यसकारण गरीब मानिसलाई सहायता दिन अस्वीकार नगर।
- 10 “तिमीहरूले गरीब मानिसलाई सके अनुसार देऊ। उसलाई दिदा नराप्ति नसम्झ। किन? किनभने, यस्तो असल काम गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ। तिमीहरूलाई तिमीहरूको सबै काममा र तिमीहरूले गरेको प्रत्येक चीजमा उहाँले तिमीहरूलाई आशिष दिनु हुनेछ।
- 11 त्यो भूमिमा सधैं गरीब मानिसहरू रहेछन् यसकारण तिम्ना भाइलाई सहायता गर्नु सब समय तयार बस भनी म आज्ञा गर्छु। तिमीहरूको भूमिमा सहायताको अपेक्षामा बस्ने गरीब मानिसलाई सहायता देऊ।

कमारा-कमारीहरूलाई मुक्ति

- 12 “यदि तिमीहरूले आफ्नो देशका मानिसहरूलाई नै एउटा हिब्रु मानिस अथवा स्त्री किन्छौ भने, तिमीले उसलाई आफ्नो सेवामा छ वर्षसम्म राख्न सक्छौ तर सातौँ वर्षमा उसलाई मुक्त गर्ने पर्छ।
- 13 तर जब उसलाई मुक्त गर्छौ तिमीले उसलाई खाली हात विदा दिनु हुँदैन।
- 14 तिमीले उसलाई तिम्ना केही गाई-बस्तु, तिम्ना केही अन्न र तिम्ना केही मघ दिनुपर्छ। जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशीर्वाद दिनुभएको छ।
- 15 तिमीहरू पनि मिश्र देशमा कमारा-कमारीहरू थियौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु भएको हो। यसकारण म तिमीहरूलाई आज आज्ञा दिइरहेको छु।
- 16 “तर तिम्ना कमारा-कमारीहरू मध्ये कुनै एक जानले भन्न सक्छ, ‘उसले तिमीलाई छोड्ने छैन।’ उसले यस्तो भन्न सक्छ, किनभने उसले तिम्ना परिवारलाई प्रेम गर्छ अनि तिम्ना परिवारमा उसको जीवन राम्ररी बिट्टैछ।
- 17 त्यो कमारालाई आफ्नो कान ढोकामा टाँस लगाऊ र एउटा खाप्सियो लिएर कानमा छेड पारिदेऊ। त्यो सधैंको निम्ति तिम्ना कमारा बनिनेछ। यदि त्यो मानिस कमारा भए पनि र त्यस्तै प्रकारले बस्न चाहे त्यसै गर्नु।
- 18 “कमारा-कमारीहरूलाई मुक्त गर्दा मन नबिगार। सम्झना गर तिमीहरूले तिमीलाई छ, वर्षसम्म अरु नोकर-चाकरहरूलाई तिर्नुपर्ने भन्दा आधा ज्यालामा सेवा पुग्दोस्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।

पहिले जन्मेको पशुहरूको विषयमा नियमहरू

- 19 “तिमीहरूको बगालमा पहिला जन्मेका पशुहरूका साना बाछाहरू विशेष हुन्छन्। तिमीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरका निम्ति चढाउने पर्छ। ती पशुहरू मध्ये कुनैलाई पनि काममा नलगाऊ अनि पहिला जन्मेको तिमीहरूका भेडाहरूबाट ऊन काट्नु हुँदैन।
- 20 प्रत्येक वर्ष त्यस्ता पशुहरूलाई परमप्रभु आफ्ना परमेश्वरले जहाँ आफ्नो विशेष ठाउँ भनी रोज्नु हुनेछ त्यहाँ लैजाऊ र परमप्रभुसित बसी आफ्ना परिवारहरूसँगै ती पशुहरू खाऊ।
- 21 “तर यदि कुनै त्यस्तो पशुमा केही खोट रहे अथवा यदि त्यस्तो पशु लड्गडा अथवा अन्धा भए, अथवा कुनै दोष रहे तब तिमीहरूले त्यस पशुलाई परमप्रभु आफ्ना परमेश्वरलाई बलि नदेऊ।
- 22 तर तिमीहरूले त्यस पशुको मासु घरमै खानु सक्छौ। कसैले पनि शुद्ध होस् अथवा अशुद्ध, त्यस पशुको मासु खानु सक्छ। यस्तो पशुहरूको मासु खाने नियम मृग तथा हरिणको मासु खाने जस्तै हो।
- 23 तिमीहरूले यसको रगत खानु हुँदैन। यसलाई भँड्या पानी खन्याए जस्तै पोख्नु पर्छ।

16

निस्तार-चाड

- 1 “आबीब महीनाको सम्झना गर। त्यस समयमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा निस्तार चाड मनाउने पर्छ। किन? किनभने त्यस महीनामा परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूलाई राती मिश्र देशबाट बाहिर ल्याउनु भएको हो।
- 2 परमप्रभुले जुन घर उहाँको विशेष घर भनी रोज्नु हुनेछ त्यहाँ तिमीहरू जानि पर्छ। गाईहरू तथा बोकाहरू तिमीहरूले परमप्रभुको सम्मानमा निस्तार बलिको रूपमा चढाउने पर्छ।
- 3 यो बलिमा खमीर भएको रोटी खानु हुँदैन। तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानु पर्छ। यस रोटीलाई ‘कष्टको रोटी’ भनिन्छ। मिश्र देशमा तिमीहरू कति कष्टमा थियौ यसले त्यो सम्झना गर्नमा सहायता गर्छ। सम्झना गर कति चाँडै तिमीहरूले त्यो भूमि छाड्नु पर्यो! तिमीहरूले मिश्र छोडेको त्यो दिनलाई सम्झना गर्नुपर्छ जब तिमीहरू बाँचेका छौ।
- 4 यस देशका मानिसहरूको कसैको घरमा पनि सात दिनसम्म खमीर रहनु हुँदैन। पहिलो दिनको साँझमा चढाएको बलिको मासु पनि अर्को दिन बिहानभन्दा अघि नै खाई सक्नुपर्छ।
- 5 “परमप्रभु तिमीहरूका परमेश्वरले दिनु हुने भूमिको कुनै पनि शहरमा निस्तारचाडको बलि गर्नु हुँदैन।

6 तिमीहरूले निस्तारचाड बलि खाली परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको आफ्नो नाउँमा रोज्नु भएको घरमा मात्र चढाउनु पर्छ। त्यहाँ खाली घाम अस्ताएपछि मात्र निस्तारचाड बलि चढाउनु पर्छ। यो दिन पवित्र दिन हुनेछ जति बेला परमेश्वरलाई कसरी तिमीहरूले मिश्र देशबाट बाहिर निकाले त्यो सम्झना गर्नेछौ।

7 परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा निस्तार बलिको मासु पकाउनु पर्छ अनि खानु पर्छ। तब बिहान तिमीहरू घर जान सक्छौ।

8 तिमीहरूले छ दिनसम्म अखमिरी रोटी खानु पर्छ र सातौँ दिनमा केही काम गर्नु हुँदैन। यस दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विशेष सभाको निम्ति मानिसहरू भेला गर्नु पर्छ।

साताहरूको चाड (पेन्टकोस्ट)

9 “बाली काट्न शुरू गरेको समयदेखि तिमीहरूले सात साता गन्नु पर्छ।

10 तब परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति साताहरूको चाड मनाउनुपर्छ। तिमीले उपहार चढाउँन चाहेको कुनै विशेष उपहार चढाऊ। परमप्रभु तिमीहरूका परमेश्वरले कति धेरै आशीर्वाद दिनु भएको छ त्यही परिमाणले उपहार चढाऊ।

11 परमप्रभुले आफ्नो नाउँमा विशेष घर रोज्नु हुनेछ र त्यही भूमिमा जाऊ। तिम्रा छोरा-छोरीहरू, कमार-कमारी तथा आफन्तहरू लिएर जाऊ अनि तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरको अघि आनन्द मनाऊ। तिमीहरूको शहरहरूमा भएका लेवीहरू, टुहरा-टुहरीहरू, विदेशीहरू र विधुवाहरूलाई पनि लैजाऊ।

12 सम्झना गर मिश्र देशमा तिमीहरू पनि कमारा-कमारीहरू थियौ। यसकारण होशियारीसित विधिहरू पालन गर।

छाप्रो-बासको चाड

13 “खलामा बाली जम्मा गरेपछि र कोलबाट दाख निकालेको सात दिन पछि तिमीहरूले छाप्रो-बासको चाड मनाउनुपर्छ।

14 आफ्नो शहरमा बसे लेवीहरू, विदेशीहरू, टुहरा-टुहरीहरू र विधवाहरू लगायत आफ्ना छोरा-छोरीहरू, नोकर-चाकरहरूसँगै यो भोज मनाऊ।

15 परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको विशेष ठाउँमा यो पर्व सात दिनसम्म मनाऊ। यो तिमीहरूका परमेश्वरको सम्मानमा मनाऊ। तिमीहरू अन्वन्तै आनन्दित हुनुपर्छ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको बालीलाई र तिमीहरूले जे गछौ त्यसमा आशीर्वाद दिनु भएको छ।

16 “परमप्रभु तिमीहरूका परमेश्वरले विशेष ठाउँ भनी रोज्नु हुने ठाउँमा वर्षमा तीन पल्ट तिमीहरूका मानिसहरू भेला हुनेपर्छ। तिनीहरू अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-बासको चाडमा भेला हुनु पर्छ। त्यहाँ भेट गर्न आउने प्रत्येक मानिसले बलि ल्याउनु पर्छ।

17 परमप्रभुले उसलाई कति धेरै आशीर्वाद दिनु भएको छ त्यो सोचेर जति दिन सपछ उसले बलि दिनुपर्छ।

मानिसहरूका लागि न्यायकर्ता तथा अगुवाहरू

18 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।

19 जब तिमीहरूले न्याय गर्दा निष्पक्ष हुनुपर्छ, पक्षपाती हुनु हुँदैन। अनि तिनीले पैसा घूसको रूपमा लिनु हुँदैन। पैसाले ज्ञानी मानिसलाई अन्धो बनाउँछ अनि ज्ञानी मानिसहरूका कुराहरू बदली हुन्छन्।

20 उद्धारता अनि न्याय! तिमीहरूले सधैं असल अनि राम्रो हुन कोशिस गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा अधिकार गर्ने छौ र जीउने छौ।

परमेश्वर मूर्तिहरू घृणा गर्नुहुन्छ

21 “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउँछौ वेदी पछिल्लिर अशेर देवीको सम्मानमा कुनै काठको खम्बा राख्नु हुँदैन।

22 परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नु हुन्छ तिमीहरूले झटा देवताहरू पज्जुको निम्ति कुनै विशेष चोखो ढुङ्गा त्यहाँ राख्नु हुँदैन।

17

बलिमा असल पशुहरू मात्र चढाऊ

1 “कुनै गोरु अथवा भेडामा केही दोष भए परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउनु हुँदैन। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले यस्तो घृणा गर्नुहुन्छ।

मूर्ति पूजा गर्नेहरूलाई दण्ड

2 “सायद तिमीहरूले सुनेको होला परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेका शहरहरू मध्ये एउटा शहरमा केही अनिष्ट हुन्छ। सायद तिमीहरूलाई थाहा होला तिमीहरूकै समूहको कुनै पुरूष अथवा स्त्रीले परमप्रभुको विरुद्ध पाप गरेको छ। यो पनि सुनेकै होला तिनीहरूले परमप्रभुको करार भङ्ग गरेका छन्।

3 तिमीहरूले अरु देवी देवताहरू पूजेका छन्। अथवा यस्तो पनि हुन सक्छ तिनीहरूले घाम, जून अथवा ताराहरूलाई पूजेका छन्। यो मैले तिमीहरूलाई बताएको परमप्रभुको आज्ञाको विरोधमा हो।

4 यदि तिमीहरूले यस्तो नराम्रो समाचार सुनेका छौ, तब तिमीहरूले यसलाई होशियारसँग अवश्यै जाँच गर्नु पर्छ अनि थाहा लगाउनु पर्छ यस्तो भयङ्कर घटना इब्राएलमा भयो वा भएन। यदि यो साँच्चो प्रमाणित हुन्छ।

5 तब यस्तो अनिष्ट कार्य गर्ने मानिसलाई तिमीहरूले सजाय दिनु पर्छ। त्यस पुरूष अथवा स्त्रीलाई शहरको सार्वजनिक ठाउँको फाटकमा तिमीहरूले लानु पर्छ अनि ढुङ्गाले हानेर मारु पर्छ।

6 तर यदि त्यसको कसर देख्ने साक्षी एक जना मानिस मात्र भए त्यसलाई मारु हुँदैन, तर दुई अथवा तीन जनाले उसको कसर सत्य भनी प्रमाण दिए त्यो मानिसलाई मारु नै पर्छ।

7 ती साक्षीहरूले नै त्यस दोषीलाई मारु पहिलो ढुङ्गा ले हिकाउनु पर्छ। तब मात्र अरु मानिसहरूले त्यसलाई मारु ढुङ्गाले हिकाउनु पर्छ, यस प्रकार तिमीहरूले आफ्नो समूहबाट दृष्टता हटाउने छौ।

अदालतको अप्ठेरा निर्णयहरू

8 “केही समस्याहरू हुन सक्छ जो अदालतमा निर्णय लिनु सार्थक अप्ठेरो हुन्छ। यो हत्याको विषयमा हुन सक्छ, दुइजना मानिसहरू बीच विवादको विषयमा हुन सक्छ। अथवा झगडामा घाटे भएको मानिसको विषयमा हुन सक्छ। जब यी मामिलाहरू तिमीहरूको शहरहरमा सुनाइ हुन्छ, सही हो पत्तो लगाउन तिमीहरूको न्यायाधीशहरूलाई सार्थक मुश्किल हुन सक्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले रोजेको विशेष ठाउँमा जानु पर्छ।

9 तिमीहरूले पूजाहारीहरू र न्यायाधीश कहौं, जो लेवी कुलका हुन्, समयमा जानु पर्छ। त्यसपछि ती मानिसहरूले त्यो समस्यामा कुन प्रकारले निर्णय लिनु पर्छ बताउने छन्।

10 परमप्रभुको विशेष ठाउँबाट तिनीहरूले आफ्नो निर्णय बताउनेछन् र तिनीहरूको सल्लाह जस्तो हुन्छ, तिमीहरूले त्यस्तै गर्नु पर्छ।

11 तिमीहरूले निर्णय स्वीकार गर्नु पर्छ अनि तिमीहरूको निर्देश मान्नु पर्छ। तिमीहरूले त्यसै गर्नु पर्छ जस्तो तिमीहरूले गर्नु भन्दछन्। केही परिवर्तन नगर।

12 “यदि कुनै मानिसले न्यायकर्ता तथा त्यस समयमा परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गरी रहेका पूजाहारीहरूको आज्ञा उलंङ्घन गरे तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। तिमीहरूले त्यस मानिसलाई इस्त्राएलबाट लखेट्नु पर्छ, त्यो मर्नु पर्छ।

13 यस्तो सजाय सबै मानिसहरूले थाहा पाउने छन् डर मान्ने छन् र त्यसपछि तिनीहरूले अझै हठ गर्ने छैनन्।

राजाको चुनाव र कर्तव्य

14 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा पसेर बसो-बास शुरू गर्नेछौ तब तिमीहरूले भन्ने छौ, ‘जस्तो अन्य राज्यहरूमा राजाहरू छन् त्यसरी नै यहाँ पनि हामी राजा राख्छौं।’

15 जब तिमीहरूले यस्तो विचार गर्छौं, तब परमप्रभुले जसलाई राजा रोञ्जुहुन्छ तिमीहरूले पनि राजा मनोनित गर्नु पर्छ। तर त्यो मानिस कुनै विदेशी नभएर तिमीहरूकै समूहबाट हुनुपर्छ।

16 राजाले आफ्नो निम्ति धेरै-धेरै घोडाहरू राख्नु हुँदैन अनि उनले मानिसहरूलाई धेरै घोडाहरू लिनु मिश्र देश पठाउनु हुँदैन। किन? किनभने परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ, ‘तिमीहरू कहिल्यै त्यो बाटो फर्केर जाने छैनौ।’

17 राजाले धेरै पत्नीहरू राख्नु हुँदैन, किनभने त्यसले गर्दा उनी परमप्रभुबाट पर सरेको हुन्छ। अनि राजाले धेरै सुन र चाँदी राख्नु हुँदैन।

18 “अनि जब त्यस राजाले शासन गर्न शुरू गर्छ उनले लेवीहरू तथा पूजाहारीहरूकाहुँदै भएको पुस्तकबाट आफ्नो निम्ति व्यवस्था कानूनको प्रति तयार पारेर आफूसित राख्नु पर्छ।

19 राजाले त्यो पुस्तक आफूसित राख्नुपर्छ। किन? किनभने राजाले परमप्रभु उनको परमेश्वरलाई सम्मान गर्नु पर्छ। राजाले व्यवस्थाले गरेको आज्ञा सम्पूर्ण पालन गर्नु सिक्नु पर्छ।

20 तब राजाले सोच्ने छैन उनी आफ्ना मानिसहरूबाट कसैको तुलनामा असल छ अनि उनी नियम भन्दा टाढा जाने छैनन् तर यसलाई सही रूपमा अनुसरण गर्ने छन् तिनीहरू इस्त्राएलमा धेरै समयसम्म शासन गर्नेछन्।

18

पूजाहारी तथा लेवीहरूलाई समर्थन

1 “लेवी कुलका मानिसहरूले इस्त्राएल भूमिको कुनै अंश पाउने छैनन्। तिनीहरू पूजाहारीको रूपमा सेवा गर्नेछन्। तिनीहरूले खाली आगोमा पकाएर परमप्रभुलाई चढाएको बलि खान पाउने छैन अनि त्यही खानेकुरा मात्र लेवी कुलका मानिसहरूको अंश हुनेछ।

2 परमप्रभुले भन्नु भएर लेवीहरूको अंश परमप्रभु मात्र हुनुहुन्छ तर ती लेवीहरूले इस्त्राएलको भूमिको अंश पाउने छैनन्।

3 “जब तिमीहरू गाई अथवा भेडाको बलि चढाउँछौ, तिमीहरूले पूजाहारीहरूलाई गाई अथवा भेडाको फिला बडुगाराहरू दुवै भाग र भुँडीहरू दिनु पर्छ।

4 तिनीहरूले पूजाहारीलाई आफ्नो बालीबाट पहिलो भाग दिनु पर्छ। पूजाहारीलाई आफ्नो बालीको प्रथम अन्न, नयाँ दाखरस अनि तेल दिनु पर्छ। लेवीहरूलाई भेडाको पहिले काटेको ऊन पनि दिनु पर्छ।

5 किन? किनभने परमेश्वरले तिमीहरूका सबै समूहलाई नियालेर लेवीहरू र तिनीहरूको सन्तानहरूलाई पूजाहारी भई सेवा गर्न सधैंका लागि रोञ्जु भयो।

6 “प्रत्येक लेवी मानिसको मन्दिरमा काम गर्ने विशेष समय छ। तर यदि कुनै लेवी मानिसले अझ अरु धेरै समय सेवामा लगाउनु इच्छा गर्छ भने कुनै पनि समयमा उसले त्यसो गर्न सक्छ। इस्त्राएलको कुनै पनि शहरमा बसे कुनै पनि लेवी मानिसहरू आफ्नो घर छोडेर परमप्रभुले रोञ्जु भएको विशेष ठाउँमा आउनु सपूछ अनि उसले यस्तो कुनै पनि समयमा गर्न सपूछ।

7 परमप्रभु समूह ख सेवा गरिरहेका आफ्ना दाज्यू-भाइले पूजाहारी जस्तै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा त्यो लेवी मानिसले पनि परमप्रभुको सेवा गर्न सपूछ।

8 अनि उसको परिवारले स्वाभाविक हिसाबले पाइरहेको अंशमाथि थप अंश अरु पूजाहारीहरूको बराबर उसले पनि पाउँछ।

इस्त्राएल अरु देशहरू जस्तो बसु हुँदैन

9 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा आउँनेछौ त्यहाँ अरु राष्ट्रका मानिसहरूले गरे जस्तै भयङ्कर कामहरू गर्न नसिक।

10 आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नाका लागि कुनै अगमवक्ता, जादूगर, डाँकी अथवा तान्त्रिककहाँ नजाऊ।

11 कुनै मानिसहरूलाई कसैमाथि टनामुना गर्न नदेऊ। तिम्रा आफन्तहरू मध्ये कसैलाई डाँकी तथा जादूगर हुन नदेऊ। मृत मानिससित बात गर्नु कसैले पनि चेष्टा नगरोस्।

12 परमप्रभु तिमीहरूका परमेश्वरले त्यस्ता काम गर्ने मानिसहरूलाई घृणा गर्नुहुन्छ, त्यसकारण उहाँले ती जातिहरूलाई त्यो देशबाट तिमीहरूको निम्ति जोर दिएर निकाल्नु हुँदछ।

13 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरप्रति विस्वास योग्य हुनुपर्छ।

परमप्रभुको विशेष अगमवक्ता

14 “तिमीहरूले अरु राष्ट्रका मानिसहरूलाई जसले जादूद्वारा आफ्नो भविष्य बताउन लगाउँछन् जबरदस्ती निकाल्नु पर्छ। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस्तो गर्नु दिनु हुने छैन।

15 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कहाँ तिमीहरू माझबाट एक जनालाई अगमवक्ता बनाएर पठाउनु हुनेछ र ऊ म जस्तै हुनेछ अनि तिमीहरूले उसको कुरा सुन्नु पर्छ।

16 परमेश्वरले यस्तो अगमवक्तालाई तिमीहरूकहाँ पठाउँदै हुनु हुन्छ किनभने तिमीहरूले उहाँलाई त्यस्तो मानिसहरूकालागि विन्ती गर्थौ। जब तिमीहरू हरेक पर्वत (सिने) माथि परमेश्वरको आवाज सुनेर र हेरोब पर्वतमाथि आगो देखेर भेला भएका थियौ तिमीहरू डराएका थियौ। यसकारण तिमीहरूले भनेका थियौ, ‘फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज हामीले सुन्नु पाउँदैनौ। फेरि त्यो ठूलो आगो देख्न सक्दैनौ, नत्र हामी मर्नेछौ।’

- 17 “परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरूले मलाई जे सोध्यौ, राम्रो हो।
 18 म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अगमवक्ता पठाउनेछु अनि त्यो अगमवक्ता तिनीहरूमाझ एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नु पर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनु पर्छ।
 19 त्यो अगमवक्ताले मेरो निम्ति बोल्नेछ अनि जब उसले भनेको कुरो अथवा मेरो आज्ञा कसैले उल्ङ्घन गरे उसले सजाय पाउनेछ।’

झट्टा अगमवक्ताहरू कसरी चिन्नु

- 20 “तर अगमवक्ताले केही कुरा भन्न सक्छ, जुन चाही मैले तिमीहरूलाई भनेको थिइँ, अनि उसले मानिसहरूलाई भन्न सक्छ मेरो निम्ति बोल्दैछ। यदि यस्तो हुन्छ भने त्यो अगमवक्तालाई अवश्य मान्नु पर्छ। अन्य देवी-देवताहरूको निम्ति बोल्ने अगमवक्ताहरू पनि आउन सएछ। त्यस्ता अगमवक्तालाई पनि मान्नु पर्छ।
 21 तिमीहरूले सोचिरहेका होला, ‘अगमवक्ताले जे भन्छ त्यो परमेश्वरबाट होइन भनी कसरी जान्नु?’
 22 यदि कुनै अगमवक्ताले केही बताउँछ ऊ परमेश्वरको निम्ति बोल्दैछ तर त्यो जब पूरा हुँदैन तब तिमीहरूले जान्नेछौ त्यो कुरो परमप्रभुले भन्नु भएको होइन। तिमीहरूले थाहा पाउनेछौ त्यो अगमवक्ताले आफ्नै विचार बताउँदैछ। ऊसित तिमीहरू डराउनु पर्दैन।

19

सुरक्षाका शहरहरू

- 1 “अरु जातिका मानिसहरूको भूमि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदैछ। परमप्रभुले ती जातिहरूलाई ध्वंस पार्नु हुनेछ। जहाँ ती मानिसहरू बस्छे त्यही तिमीहरू बस्नेछौ। तिमीहरूले तिनीहरूको शहरहरू र घरहरू लिने छौ। जब यस्तो हुन्छ।
 2 तिमीहरूले भूमिलाई तीन भागमा बाँड्नु पर्छ।
 3 तब प्रत्येक भागमा तिमीहरूले नजिकै भएको एउटा शहर रोज्नु पर्छ। अनि तिनीहरूले ती शहरहरूमा पुग्ने मार्गहरू निर्माण गर्नुपर्छ। तब कुनै मानिस जसले अर्कोको हत्या गर्छ, त्यो भागेर सुरक्षाको निम्ति त्यस शहरमा पुग्न सकोस्।
 4 “यदि कसैले मानिसको हत्या गर्छ ती शहरहरूमा सुरक्षाको लागि भागेर जानेछ, यो नियम त्यस मानिसहरूका लागि हुनेछ हतियारा त्यो मानिस हुनुपर्छ जसले अर्को मानिसहरूलाई अचानक मार्छ अनि त्यो मानिस हतियारा हुन्छ। जसले हत्या गरेको मानिसलाई घृणा गरेको थिएन।
 5 यहाँ एउटा उदाहरण छ एकजना मानिस आफ्नो साथीलाई लिएर दाउरा लिन वनमा जान्छ। मानिस रूख काट्न बच्चरो उठाउँछ तर बच्चरो बिडबाट छुट्टिन्छ र अर्को मानिसलाई लाग्छ र उसलाई मार्छ। बच्चरो चलाउने मानिस तीनवटामध्ये कुनै एउटा शहरमा आफ्नो सुरक्षाको निम्ति भागेर जान सएछ।
 6 तर यदि शहरहरू निकै टाढा छन् भाग्दै गरेको मानिस त्यहाँ पुग्न सप्टैन अनि पक्राउ पर्छ र हत्या भएको मानिसका रिसाएका आफन्तद्वारा ऊ मारिन सएछ। तर त्यो मानिस मृत्यु पाउने योग्य थिएन किनभने उसले मानिसको हत्या घृणा अथवा रीसले गरेको थिएन।
 7 शहरहरू चाँहि प्रत्येकको निम्ति नजिकै हुनुपर्छ, यसैकारण म तिमीहरूलाई तीनवटा विशेष शहरहरू छान्ने आज्ञा दिन्छु।
 8 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि बढाउने प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नु भएको भूमि तिमीहरूलाई दिनुहुन्छ।
 9 यदि तिमीहरूले उहाँका आज्ञाहरू, जो तिमीहरूलाई म आज बताउँदैछु, सबै पालन गर्छौ, अनि यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरसित प्रेम गर्छौ उहाँले भने अनुसार जीवन निर्वाह गर्छौ, उहाँले यसो गर्नु हुनेछ। तब परमप्रभुले तिमीहरूको भूमि विस्तृत पार्नु हुनेछ, तिमीहरूले सुरक्षाको निम्ति अझै तीनवटा शहरहरू छान्नु पर्छ। यी तीनवटा शहरहरूअघि छानिएका तीनवटासित थपिएका हुनुपर्छ।
 10 तब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिँदै गर्नु भएको भूमिमा निर्दोष मानिसहरू मारिने छैनन्। अनि कुनै मृत्युमा तिमीहरू दोषी बनिनु पर्ने छैन।
 11 “तर एकजना मानिसहले कुनै अर्को मानिसलाई घृणा गर्न सएछ। त्यस मानिसले घृणा गरेको मानिसलाई पर्खेर मार्न लएन सएछ, उसले त्यस मानिसलाई मार्न सएछ अनि सुरक्षाका शहरमध्ये एउटामा भागेर जान सएछ।
 12 यदि यस्तो हुन्छ हतियाराको शहरका बढा-प्रधानहरू उसलाई सुरक्षाको शहर बाहिर ल्याउन कसैलाई पठाउन सएछन्। ती अगमवक्ताले त्यो मानिसका आफन्तलाई दिनुपर्छ। र त्यसलाई मार्नुपर्छ।
 13 तिमीहरूले त्यसलाई सहानुभूति देखाउनु हुँदैन किनभने त्यो निर्दोष मानिसको हतियारा हो। तिमीहरूले झ्झाएलबाट त्यस्तो दोष बाहिर निकाल्नु पर्छ, तब मात्र तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।

सम्पत्तिको साँध-सीमाना

- 14 “तिमीहरूले आफ्ना छिमेकीको सम्पत्तिको साँध-सीमाना छुट्टाउने ढुङ्गाहरू हटाउनु हुँदैन। उहिले मानिसहरूले सीमाना छुट्टाउन त्यसरी ढुङ्गाहरू लगाउँथे। ती ढुङ्गाहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा सीमाना छुट्टाउँछन्।
 गवाहीहरू
 15 “यदि कुनै मानिस व्यवस्था विरोधी कार्य गरेकोमा दोषी भए उसको दोष प्रमाण गर्न एक जना गवाही पर्याप्त हुँदैन। त्यस मानिसले साँच्चै दोष गरेको प्रमाणित गर्न दुई अथवा तीनजना गवाहीहरू चाहिन्छन्।
 16 “कसैलाई चोट पुर्याउने अभिप्रायले एक जना मानिस झट्टो साक्षी दिनु अघि आउनु सएछ।
 17 यदि यस्तो भएका खण्डमा ती दुवै मानिस परमप्रभुको विशेष मन्दिरमा पूजाहारीहरू र न्यायकर्ताहरू जो त्यस समयमा कार्यमा छन्, तिनीहरूको अघि गई न्याय पाउन सएछन्।
 18 न्यायकर्ताहरूले सावधानीसँग झगडामा कसको कसूर छ गहिरिएर खोज्नु पर्छ र तिनीहरूले पत्तो लगाउन सएछन कतै गवाहीले झट्टो बोलेको हो कि? यदि गवाही झट्टो बोलेको पाए,
 19 तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। त्यस गवाहीलाई त्यही सजाय दिनु पर्छ जुन सजाय उसले अर्को मानिसलाई दिन चाहन्थ्यो। यस प्रकारले तिमीहरूले आफ्ना समूहबाट दुरता हटाउनेछौ।
 20 अरु मानिसहरूले पनि त्यस मानिसले पनि त्यस मानिसले गरेको दुष्कर्मको प्रतिफल थाहा पाउँछन् र फेरि त्यस्तो दुष्कर्म गर्ने साहस गर्दैनन्।
 21 “तिमीहरूले त्यस मानिसप्रति सहानुभूति देखाउनु हुँदैन जसले अपराध गरेको हुन्छ जति बेला उसलाई सजाय दिइन्छ। यदि कसैको ज्यान लिन्छ भने उसको जीवन पनि शेष पार्नुपर्छ। नियम छ आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र खुट्टाको सट्टा खुट्टा हुनेछ।

20

युद्ध सम्बन्धी नियम

- 1 “जब तिमीहरू आफ्नो शत्रुसँग लडाइँ गर्न निस्कन्छौ शत्रु पक्षमा धेरै घोडा, रथ र सैन्य देखेर नडराऊ। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनु भयो।
- 2 “जब तिमीहरू युद्ध गर्न जान्छौ पूजाहारी गएर सैन्यहरूसित भन्नुपर्छ।
- 3 पूजाहारीले भन्नुपर्छ, ‘हे इस्राएलका मानिसहरू हो! म जे भन्छु सुन। आज तिमीहरू आफ्नो शत्रुहरूसँग लडाइँ गर्न जाँदैछौ। मन दुर्बल नपार, चिन्ता नगर, नडराऊ।
- 4 किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित जानुहुँदैन। उहाँले तिमीहरूलाई शत्रुहरूसित लडाइँ गर्नु सहायता गर्नु हुनेछ। तिमीहरूलाई विजय गराउनु सहायता गर्नु हुनेछ।’
- 5 “लेवी अगुवाहरूले, सिपाहीहरूलाई भन्नेछन्, ‘यहाँ कोही यस्तो मानिस छ जसले नयाँ घर त बनायो तर उसले अझै अर्पणसम्म गरेको छैन? त्यो मानिस लडाइँमा मारिन सएछ, यसकारण त्यो मानिस फर्केर घर जाओस। नत्र त्यो मानिस मर्यो भने अर्को मानिसले त्यो घर अर्पण गर्न सएछ।
- 6 के यहाँ त्यस्तो कोही मानिस छ जसले दाखको खेती लगाएको छ तर दाख टिपेर बटुलन पाएको छैन। यदि यहाँ त्यस्तो कोही मानिस भए त्यो घर फर्केर जाओस, नत्र यो मानिस लडाइँमा मरे उसको खेतमा फलेको दाख अर्को मानिसले भोग गर्नेछ।
- 7 यहाँ कोही यस्तो मानिस छ जसको विवाह ठीक गरिएको थियो तर विवाह भएको छैन। यदि कोही त्यस्तो मानिस यहाँ भए घर फर्केर जाओस नत्र त्यो मानिस लडाइँमा मरेको खण्ड त्योसित विवाह गर्न ठीक गरिएको श्रीको अर्को मानिससित विवाह हुनेछ।’
- 8 “ती लेवी अगुवाहरूले सिपाहीहरूलाई भन्नुपर्छ, ‘यहाँ कोही यस्तो मानिस छ, जसले आफ्नो साहस हराएर डराइरहेछ? त्यो मानिस घर फर्केर जाओस। त्यसो गरे उसले अरू सिपाहीहरूको साहस हराउने थिएन।’
- 9 तब अगुवाहरूले सिपाहीहरूलाई त्यति भनी सकेपछि सिपाहीहरूलाई मार्गदर्शन गर्न कसानहरू रोज्नु पर्छ।
- 10 “जब तिमीहरू शहर आक्रमण गर्न जान्छौ, त्यस समय तिमीहरूले मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नु पर्छ।
- 11 यदि ती मानिसहरूले शान्तिको प्रस्ताव स्वीकार गरेर मूल ढोकाहरू खोलीदिए तिमीहरू कमाराहरू हुनेछन् र आफ्नो काममा लाग्ने छन्।
- 12 तर यदि तिमीहरूले शान्ति प्रस्ताव अस्वीकार गर्छन र लडाइँ गर्न तैयार हुन्छन् भने तिमीहरूले शहरलाई घेर्नु पर्छ।
- 13 अनि जब परमप्रभु तिमीहरूका परमेश्वरले त्यो शहर तिमीहरूलाई दिनु हुनेछ, त्यहाँ भएका सबै मानिसहरूलाई तरवारले काटेर मारु पर्छ।
- 14 तर त्यस शहरमा भएका अरू स्त्री, नानीहरू, गाई अनि अन्य प्रत्येक चीज तिमीहरू लान सएछौ। परमप्रभु तिमीहरूका परमेश्वरले यी सब वस्तुहरू तिमीहरूलाई दिनु भएको हो र तिमीहरू उपयोग गर्न सएछौ।
- 15 तिमीहरूले सबै शहरहरूसित त्यस्तै ढङ्गले व्यवहार गर्नु पर्छ जो त्यहाँ छैनन् जहाँ तिमीहरू बस्छौ ती शहरहरू त्यो तिमीहरूदेखि टाढामा छन्।
- 16 “जब तिमीहरू ती शहरहरू जोड्छौ जो परमप्रभुद्वारा दिइने भूमिमा छन्, तिमीहरूले जितेका शहरहरूमा बसे प्रत्येकलाई मारु पर्छ।
- 17 तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आज्ञा अनुसार हिन्दी, एमोरी, कनानी, परिज्जी, र हिब्वी र यबूसीहरू सबैलाई एकदमै नष्ट पारु पर्छ।
- 18 त्यसो गरे परमप्रभु तिमीहरूका परमेश्वर विरोधी तिनीहरूले तिमीहरूलाई पाप काम गराउनमा असमर्थ हुनेछन्। तिनीहरूले आफ्नो देवताको पूजा गर्दा गरिने भयङ्कर कार्यहरू तिमीहरूलाई सिकाउने मौका पाउँदैनन्।
- 19 “जब तिमीहरू कुनै शहरको विरोधमा लडाइँ गर्छौ, तिमी त्यस शहरलाई धेरै समयसम्म घेर्न सएछौ। त्यस समयमा शहर वरिपरि भएका रूखहरूबाट फल खान सएछौ। तर रूखहरू काटेर ढाल्नु हुँदैन। यी रूखहरू तिमीहरूका शत्रु होइनन्, यसकारण तिनीहरूसित लडाइँ नगर।
- 20 तर तिमीहरू ती रूखहरू काट्नु सएछौ यदि तिमी जान्दछौ तिनीहरूमा फल लाग्दैन। तिमीहरूले तिनीहरूलाई त्यस शहरको विस्फोट लडाइँ गर्ने हतियारको रूपमा प्रयोग गर्न सएछौ। तिमीहरू जबसम्म प्रयोग गर्न सएछौ तबसम्म शहर पारस्त हुँदैन।

21

हत्या गरिएको एकजना मानिस भेटाइए

- 1 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा यदि तिमीहरूले कुनै हत्या गरिएको लाशलाई खेतमा लडिरहेको पाए र कसले हत्या गरेको पत्तो लगाउन नसकिए।
 - 2 तब तिमीहरूका बूढा-प्रधान तथा न्यायाकर्ताहरू अघि आएर हत्या भएको जग्गा शहर देखि कति टाढामा छ त्यो पत्तो लगाउनु पर्छ।
 - 3 जब तिमीहरूले जान्ने छौ कुन चाही शहर मृत्यु मानिसको नजिकै छ, शहरका बूढा-प्रधानले तिनीहरूको बथानबाट एउटा गाई लानु पर्छ यो गाई कहिल्यै बच्चा नभएको हुनुपर्छ अनि यो गाई कहिले काममा प्रयोग नगरेको हुनुपर्छ।
 - 4 शहरका बूढा-प्रधानहरूले कुनै कहिल्यै हल्लो नलागाएको र बीऊ नछर्केको अथवा केही नरोपेको पानी बगिरहेको बेसी नजिक लगेर त्यस कोरली गाईको घाँटी निमोर्नु पर्छ।
 - 5 पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।)
 - 6 मृत शरीरको नजिकै भएको शहरका बूढा-प्रधानहरूले घाँटी निमोर्नुपर्नेको गाईमाथि हात धुनु पर्छ।
 - 7 यी बूढा-प्रधानहरूले भन्नुपर्छ, ‘हामीले यस मानिसलाई मारेनौ अनि यो घटना पनि देखेनौ।’
 - 8 हे परमप्रभु! तपाईंले इस्राएललाई बचाउनु भयो। हामी तपाईंका मानिसहरू हौ, अब हामीलाई शत्रु पारुहोस। यो निर्दोष मानिसलाई मारेकोमा हामीमाथि दोष नलागोस।’ यस प्रकारले त्यस निर्दोष मानिसको हत्या गरेको निम्ति ती मानिसहरू निर्दोष साबित हुनेछन्।
 - 9 यसरी तिमीहरूले सही कार्य गर्नेछौ अनि आफ्नो समूहबाट दोष हटाउनेछौ।
- युद्धमा पक्राऊ परेका स्त्रीहरू
- 10 “तिमीहरूले आफ्नो शत्रुहरू विस्फोट लडाइँ लड्नेछौ तथा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजयी तुल्याउनु हुनेछ। तिमीहरूले शत्रुहरूलाई पक्रेर कैदी झैं लिएर आउनेछौ।
 - 11 ती कैदीहरू मध्ये कुनै एउटा सुन्दरी स्त्रीलाई देखे छौ जसलाई तिमीहरू विवाह गर्नु चाहन्छौ।
 - 12 तब तिमीले उसलाई आफ्नो घरमा ल्याउनु पर्छ अनि उसले आफ्नो केश अनि नङ्ग काट्नु पर्छ।

13 उसले आफ्नो लुगा खोल्नु पर्छ जसले संकेत दिन्छ तिनी लडाइँमा बन्दी भएकी थिइन् अनि आफ्नो माता-पिताबाट छुट्टिएको एक महीना सम्म श्री तिम्पो घरमा बसेर विलाप गरोस् त्यसपछि तिमी त्यस महिलाकहाँ गएर उसको पति बनिन सार्छौं अनि तिमी तिम्प्री पत्नी हुन सार्छिन्।

14 यदि तिनलाई मन पराएनौं भने परापाचुके गरिदेऊ उसलाई मुक्त गरि देऊ तर बेचन भने सक्तैनौं। कमारालाई झैं ब्याबहार गर्न पाउँदैनौं किनभने तिमीले त्यो श्रीसँग सहवास गरेका थियौं।

जेठो छोरो

15 “कुनै मानिसको दुई जना पत्नी हुन सएछन् र उसले एउटीलाई वेशी र अर्कीलाई कम्ती प्रेम गर्न सएछ। दुवै पत्नीहरूले उसका नानीहरू जन्माएको हुन सक्छन्। अनि जेठो छोरा सब भन्दा कम्ती प्रेम गरेको पत्नीबाट जन्मिएको हुन सएछ।

16 जब उसले आफ्नो सम्पत्ति ती नानीहरू मध्ये बाँड्छ उसले प्रेम गरेकी पत्नीको नानीलाई जेठो नानीको अंश दिन सक्तैन।

17 उसले आफूले प्रेम नगरेकी पत्नीबाट जन्मिएको जेठो नानीलाई स्वीकार गर्ने पर्छ र त्यो नानीले दुई गुणा अंश पाउने पर्छ। किन? किनभने त्यो नानी पहिलो नानी हो र जेठो छोराको अधिकार उसकै हुन्छ।

अट्टेरी नानीहरू

18 “कसैको छोरा माता-पिताको आज्ञा पालन नगर्ने अट्टेरी हुन सएछ। माता-पिताले छोरालाई दण्ड दिन्छन् तर त्यो छोरा आफ्नो माता-पितालाई नटेर्ने नै हुन्छ।

19 तब माता-पिताले उसलाई शहरको सभा घरमा बढा-प्रधानहरूको अधि लैजानु पर्छ।

20 माता-पिताले शहरका बूढा-प्रधानहरूलाई भन्नु पर्छ: ‘हाम्रो छोरा अट्टेरी छ र हाम्रो कुरा मान्दैन। जब हामी उसलाई केही काम गर्न अह्वाउँछौं ऊ मान्दैन। उसले धेरै खान्छ र पिउँछ।’

21 तब शहरका सबै मानिसहरूले उसलाई ढुङ्गाले हिकार्ए मान्नु पर्छ। यसरी, तिमीहरूले यस दुष्टलाई तिमीहरूको बीचबाट हटाउने छौ। इम्राएलका सबै मानिसहरूले यस्तो खबर थाहा पाउने छन् र डराउने छन्।

अपराधीहरू मारिन्छन् अनि रूखमा झण्डाइनन्छन्

22 “कुनै एकजना मानिस पापको दोषी हुन सएछ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झण्डाउन सएछन्।

23 त्यो लाश तिमीहरूले रातभरि रूखमा झण्डाउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाड्नु पर्छ। किन? किनभने त्यो मानिस जसलाई रूखमा झण्डाइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।

22

अरू नियमहरू

1 “यदि तिमीले आफ्नो छिमेकीको गाई अथवा भेडा फुस्किएको देख्यौ भने आफूले नदेखे झैं गर्नु हुँदैन। त्यस पशुलाई त्यसको मालिकको जिम्मा दिनु पर्छ।

2 यदि त्यस पशुको मालिक टाढाको मानिस भए अथवा त्यो पशु कसको हो तिमीले जान्न नसकेसम्म त्यसलाई तिम्पो घरमा ल्याएर राख्नु पर्छ। त्यसलाई त्यसको मालिक खोज्दै नआउञ्जेलसम्म राख्नु सार्छौ। त्यसको मालिक आएपछि त्यो पशु जिम्मा लगाउनु पर्छ।

3 यदि तिमीले छिमेकीको गधा, लुगा-फाटा अथवा कुनै पनि चीज पाउँदा यस्तै गरेर आफ्नो छिमेकीको सहायता गर्नु पर्छ।

4 “यदि छिमेकीको गधा अथवा गाई बाटोमा लडेको देख्यौ भने तिमीले थाहा नपाए झैं गर्नु हुँदैन। त्यसलाई उठाउनको निम्ति छिमेकीलाई सहायता गर्नु पर्छ।

5 “कुनै श्रीले पुरूषको लुगाहरू लाउनु हुँदैन अनि पुरूषले पनि श्रीको लुगाहरू लाउनु हुँदैन। परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति त्यो अत्यन्तै घृणित हो।

6 “तिमी बाटोमा हिडिरहेको समयमा रूखमाथि अथवा बाटोको किनारमा चराको माऊ आफ्नो गुँडमा बच्चाहरू लिएर अथवा अण्डामाथि ओथारा बसिरहेको पाउनु सार्छौ। तब तिमीले त्यो माऊ चरालाई आफ्नो बच्चाहरूसितै लैजान हुँदैन।

7 आफ्नो निम्ति तिमीले चराको बच्चाहरू लैजान सक्छौ तर माऊलाई छोडी दिनु पर्छ। यदि यो नियम पालन गर्थौ भने तिमी खुशी साथ धेरै दिनसम्म बाँच्न सार्छौ।

8 “जब घर बनाउँछौ छाना वरिपरि देवल लगाउनु पर्छ। यसो गर्थौ भने यदि कोही मानिस छानाबाट लोट्यो भने त्यसको निम्ति तिमी दोषी बनिनु पर्दैन।

सँगै नमिसाउनु पर्ने चीजहरू

9 “तिमीहरूले आफ्नो दाखबारीमा अन्नको बीऊ छन् हुँदैन। किन? किनभने ती दुवै व्यर्थ हुन्छन् अनि तिमीले लगाएको बीऊबाट अन्न अथवा दाख केही पनि पाउनु सक्तैनौ।

10 “गाई र गधा नारेर सँगै जोड्नु हुँदैन।

11 “तिमीहरूले ऊनी र सूतीबाट बनाइएका लुगा लाउनु हुँदैन।

12 “तिमीले धेरै धागाहरूका टुक्रा सँगै बाँधेर फुका बनाउनु पर्छ अनि ती फुकाहरू आफ्नो लुगाको चार कुनामा बाँध्नु पर्छ।

विवाहको नियम

13 “एक जना मानिसले एउटी श्रीसित विवाह गरी सहवास गर्छ। फेरि उसले त्यस श्रीलाई मन नपराउन सएछ।

14 मानिसले झटो बोल्नु सएछ, मैले यस श्रीसित विवाह गरे तर जब हामीले सहवास गर्थौ मैले थाहा पाएँ तिनी कन्या थिइन्।’ यस्तो कुरा सुनेर मानिसहरू त्यस श्रीको विषयमा नराप्पो सोचन सएछन्।

15 यदि यस्तो भएको खण्डमा त्यस केटीको आमा-बाबुले शहरको सभाघरमा बढा-प्रधानहरूको सामुने त्यस केटीको विवाह अघि कसैसित सहवास नभएको प्रमाण दिन सक्नु पर्छ।

16 त्यस केटीका मातापिताले बढा-प्रधानहरूलाई भन्नुपर्छ, मैले यस मानिससित मेरी छोरीको विवाह गरिदिँ तर अहिले उसले तिनलाई मन पराउँदैन।

17 यस मानिसले मेरी छोरीको बारेमा झटो कुरो गरेको छ। उसले भन्यो, 'मैले प्रमाण पाएको छैन, तिमी छोरी कन्या छिन। तर यहाँ प्रमाण छ मेरी छोरी कन्या छे।' अनि तिनीहरूले बूढा-प्रधानहरूलाई लुगा* देखाउनु पर्छ।

18 अब शहरका बूढा-प्रधानहरूले त्यस मानिसलाई बोलाउनु पर्छ अनि सजाय दिनु पर्छ।

19 तिनीहरूले त्यस मानिसलाई चाँदीका चालीस सिएका जरिमाना गर्नु पर्छ। इझ्राएली स्त्रीको पतिले उसमाथि लाजमर्दो आरोप लगाएकोले बूढा-प्रधानहरूले त्यो जरिमानाको रकम केटीको बुबालाई दिनु पर्छ अनि त्यो कन्या त्यही मानिसको पत्नी भएर बस्नु पर्छ। उसले छुटानाम गर्न पाउदैन। 20 "तर यस्तो पनि हुनु सक्छ त्यो पतिले आफ्नी पत्नीमाथि लगाएको आरोप सत्य प्रमाण हुनु सएछ। पत्नीको आमा-बुबा त्यस केटीको विवाह पूर्व कसैसित सहवास नभएको प्रमाण दिनु नसकलान्। यदि यस्तो भयो भने,

21 शहरका बूढा-प्रधानहरूले तिनलाई उसको पिताको घरको ढोकामा ल्याउनु पर्छ अनि शहरका मानिसहरूले उसलाई ढुङ्गाले हिकोएर मार्नु पर्छ। किन? किनभने उसले इझ्राएलमा लाजमर्दो काम गरी। उसले आफ्ना पिताको घरमा वेश्या जस्तै काम गरी, यसकारण तिमीहरूले यस्तो दुष्टता तिमीहरूका मानिसहरूबाट अवश्यै निकाल्नु पर्छ।

लैंगिक सम्बन्धको पाप

22 "यदि कुनै मानिसले अर्काकी पत्नीसित सहवास गर्दै गरेको फेला पारे त्यस क्रियामा लागेका पुरुष र स्त्री दुवैलाई मार्नु पर्छ, यसरी इझ्राएलबाट अनेकिका हटाउनु पर्छ।

23 "यदि कुनै मानिसलाई शहरभित्र मगानी गरेकी स्त्रीसित लैंगिक कर्म गरेको पाइन्छ,

24 तिनीहरू दुवैलाई शहरको फाटकमा जनसमूह बीच ल्याएर ढुङ्गाले हिकोएर मार्नु पर्छ। त्यस मानिसलाई मार्नु पर्छ कारण उसले अर्काकी पत्नीसित बलात्कारको अपराध गर्‍यो अनि त्यस स्त्रीलाई मार्नु पर्छ किनभने उसले आफ्नो नैतिकता बचाउन निम्ति शहरका मानिसहरूबाट सहायता लिइन्। र यस्तो दुष्ट कर्मलाई तिमीहरूका मानिसहरूबाट हटाउनु पर्छ।

25 "तर यदि कुनै विवाह ठीक भइ सकेकी केटीलाई कसैले खेतमा एकलै भेटेर जबरदस्ती बलात्कार गर्छ भने त्यो पुरुषलाई मात्र मार्नु पर्छ।

26 तिमीले त्यस केटीसँग केही गर्नु हुँदैन। यो घटना यस्तो हो कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर मार्छ किनभने त्यो केटी एकलती थिएँ अनि उसले गरेको गुहार कसैले सुनेन। यसकारण केटीले सजाय पाउने योग्य दोष गरेकी छैन।

27 त्यस मानिसले त्यस विवाह ठीक भइसकेकी केटीलाई खेतमा एकलै पाउँछ र बलात्कार गर्छ। त्यस केटीले आफ्नो सुरक्षीको निम्ति कराएकी हुन सक्छ तर त्यहाँ उसलाई सहायता गर्ने कोही थिएँन, यसकारण उसलाई सजाय दिनु हुँदैन।

28 "एकजना मानिसले मगानी पनि नभएकी कन्यालाई जब जस्ती बलात्कार गरेको हुनु सक्छ। यदि यस्तो काण्ड मानिसहरूको नजरमा परे,

29 त्यस मानिसले केटीको बुबालाई बीस आउन्स चाँदीको सिक्का तिरेर त्यस केटीलाई पत्नी बनाए राख्नु पर्छ। किन? किनभने त्यस मानिसले त्यो केटीसित बलात्कार जस्तो पाप गरेको हुनाले त्यसलाई आफू बाँचुञ्जेल छोड्न पाउँदैन।

30 "कसैले आफ्नो बुबाकी पत्नीसित सहवास गर्नु हुँदैन। यस्तो गर्दा उसले आफ्नो बुबालाई लाजमा पार्छ।

23

मानिसहरू जो पूजामा भाग लिनु सएछन्

1 "गुसाअंग कुच्चिएका अथवा लिङ्ग काटिएका मानिसहरूले इझ्राएलका मानिसहरूसँग परमप्रभुको पूजामा भाग लिन सएदैनन्।

2 यदि कसैको माता-पिताको विधिपूर्वक विवाह भएको छैन। तिनीहरू पूजामा सम्मिलित हुन पाउने छैनन्। दश पुस्तासम्म तिनीहरूका सन्तानहरूले पनि पूजामा मिसिन पाउने छैनन्।

3 "अम्मोनी र मोआबी तथा तिनीहरूका सन्तानले दश पुस्तासम्म परमप्रभुको सभामा इझ्राएल बासीहरूसँग सम्मिलित हुन सक्तैनन्।

4 किन? किनभने तिनीहरूले मिश्र देशबाट निपलेर यात्रा गरेको समयमा तिमीहरूलाई रोटी र पानी दिन अस्वीकार गरेका थिएँ। तिनीहरूले मेसोपोटामियामा पतोरको शहरमा बस्ने बओरको छोरा बिलामलाई तिमीहरूलाई सराणुको निम्ति पैसा दिएर बोलाए।

5 तर परमप्रभु तिमीहरूका परमेश्वरले बिलामका कुम सुन्नु भएन र तिनको सराप परमप्रभुले तिमीहरूको निम्ति अशीर्वादा परिणत गरिदिनु भयो। कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो।

6 जबसम्म तिमीहरू बाँचिरहन्यौ तबसम्म अम्मोनी र मोआबीहरूसित कहिल्यै सन्धि स्थापित गर्नु हुँदैन तथा कदापि तिनीहरूसित मैत्री सन्धि गर्नु हुँदैन।

इझ्राएलीहरूले स्वीकार्नु पर्ने मानिसहरू

7 "तिमीहरूले एदोमीहरूलाई घृणा गर्नु हुँदैन कारण उनीहरू तिमीहरूको सम्बन्धीहरू हो। तिमीहरूले इझ्राएलीलाई घृणा गर्नु हुँदैन कारण तिनीहरूको भूमिमा तिमीहरू विदेशी थियो।

8 एदोमीहरू र मिश्र देशवासीहरूका तेष्रो पुस्ताका सन्तानहरूबाट इझ्राएलीहरूसित परमप्रभुको पूजामा सामेल हुनु सएछन्।

सिपाहीहरूको छाउनी सफा राख्नु

9 "जब तिमीहरूका सिपाहीहरू आफ्नो शत्रुहरूसँग लडन युद्ध गर्न जान्छन् प्रत्येक चीजबाट टाढामा बस्छन् जसले तिमीहरूलाई अशुद्ध बनाउँछ।

10 यदि तिमीहरूमध्ये केही स्वपन दोषले अशुद्ध भएका छौ भने उसले छाउनी बाहिर जानु पर्छ।

11 जब बेलुकी हुन्छ उसले पानीमा नुहाउनु पर्छ अनि सूर्य अस्तापछि ऊ फेरि छाउनीमा फर्किन सएछ।

12 "तिमीहरूले छाउनी बाहिर यस्तो ठाउँ पनि बनाउनु पर्छ जहाँ तिमीहरू दिसा गर्न सएछौ।

13 तिमीहरूले आफ्ना अरू हतियारसँगै एउटा खन्ती पनि राख्नु पर्छ र जब दिसा लाग्छ खाइल खन्नु पर्छ अनि दिसा गरी त्यसलाई पुर्नु पर्छ।

14 किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको रक्षा गर्न अनि शत्रुहरूलाई तिमीहरूको नियन्त्रणमा ल्याउनलाई छाउनीभित्र बाहिर तिमीहरूसँगै हुनु हुनेछ। यसकारण छाउनी पवित्र राख्नु पर्छ। यदि परमप्रभुले केही कुरा थिन्लाग्दो देख्नु भयो भने उहाँ तिमीहरूदेखि गईलानु हुन्छ।

अरू नियमहरू

15 "यदि कुनै कमरो भागेर तिमीहरूकहाँ आफ्नो मालिकलाई छोडेर आउँछ, तिमीले उसलाई उसको मालिककहाँ फर्काउनु हुँदैन।

16 आफ्नो इच्छा अनुसार उसले कहाँ मन पराउँछ, जुन शहर उसले रोच्छ, त्यही बस्न सक्छ। तिमीले उसलाई कष्ट दिनु हुँदैन।

17 "एक जना इझ्राएली स्त्री अथवा पुरुष मन्दिरको वेश्या हुनु सक्तैन।

* 22:17: लुगा रगतको दाग भएको च्यादर त्यो विवाह भएको राती लागेको थियो जुन चाँहि केटीले उसको कन्या भएको प्रमाणको रूपमा सुरक्षित राखेकी थिएँन्।

18 त्यस पुरुष अथवा स्त्रीले कमाएको धन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पुर्याउनु हुँदैन, त्यस्तो कार्यबाट कमाएको धन परमप्रभुको लागि उपयोग गर्नु हुँदैन।

19 “जब तिमीहरूले कुनै अर्को इस्त्राएलीलाई ऋण दिन्छौ, उसबाट ब्याज तिमीहरूले लिनु हुँदैन। त्यो ऋण खानेकुरा पैसा अथवा जे पनि होस्।

20 तिमीहरूले आफ्नो इस्त्राएली भाइलाई दिएको ऋणमा ब्याज लगाउनु हुँदैन तर कुनै विदेशीलाई दिएको ऋणमा ब्याज लगाउन सक्छौ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएको भूमिमा प्रवेश गर्नु लागेको छौ अनि तिमीहरूले जे गर्छौ त्यसमा परमप्रभु तिमीहरूका परमेश्वरले आशीर्वाद दिनुहुन्छ।

21 “परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउँछु भनी जे भाकल गर्छौ त्यो चढाउनमा ढिलो नगर किनभने परमप्रभु तिमीहरूका परमेश्वरले त्यो दावी गर्नुहुन्छ र यदि आफूले गरेको भाकल पूरा गर्न नसके तिमीलाई पाप लाग्नेछ।

22 तर यदि भाकल गरेका छैनौ भने त्यो पाप लाग्ने छैन।

23 तर आफूले गर्छु भनेको कुरो पूरा गर्ने पर्छ। यदि कुनै विशेष कुरो चढाउँछु भनी विशेष भाकल गरे त्यो तिमीहरूले पूरा गर्नु नै पर्छ। परमेश्वरले तिमीहरूलाई भाकल गर्न लगाउनु भएको होइन, यसकारण आफूले गरेको भाकल पूरा गर्ने पर्छ।

24 “जब तिमी कसैको दाखबारी भएर जान्छौ तिमीले जति खान सक्छौ त्यही टिपेर खान सक्छौ तर आफ्नो डालोमा हालेर घर लान सक्दैनौ।

25 जब तिमी अरू मानिसको अन्नको खेत भएर कतै जान्छौ तिमीले सकेको अन्न टिपेर खान सक्छौ तर हँसियाले अन्न कोटेर घर लिएर जान सक्दैनौ।

24

1 “एउटा मानिसले एउटी स्त्रीलाई विवाह गरेको हुन सक्छ अनि पछि तिन्ना केही गोप्य कुरा पाउन सक्छ जो उसलाई मन पर्दैन। यदि त्यो मानिस तिमीसँग खुशी छैन भने उसले छुटानामको पत्र लेखेर उसलाई दिनु पर्छ। तब उसले तिमीलाई घरबाट बाहिर पठाउन सक्छ।

2 जब त्यो स्त्रीले उसको घर छोड्छे उसले अर्को पुरुषसित विवाह गर्नु सक्छे।

3 तर यदि उसको नयाँ दोस्रो लोभले पनि उसलाई मन नपराएर छुटानाम पत्र दिएर घरदेखि निकाली दिएको खण्डमा अथवा त्यो नयाँ दोस्रो लोभलेको मृत्यु भएको खण्डमा,

4 पहिलो लोभे जसले त्यस स्त्रीलाई छुटानाम पत्र दिई घरबाट निकालेको थियो उसले त्यही स्त्रीसँग पुनः विवाह गर्नु सक्तैन किनभने त्यो स्त्री अशुद्ध भएकी हुन्छे अनि परमप्रभुले पनि यस्तो विवाहलाई घृणा गर्नुहुन्छ। तिमीले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेको भूमिमा यस्तो पाप हुन दिनु हुँदैन।

5 “जब एकजना मानिसले भर्खर विवाह गर्छ उसलाई एक वर्षको निम्ति सेनामा पठाउनु हुँदैन। उसलाई कुनै विशेष काममा पनि लगाउनु हुँदैन। एक वर्षसम्म उसलाई आफ्नै घरमा बस् दिनु पर्छ र आफ्नी पत्नीलाई खुशी पार्न दिनु पर्छ।

6 “तिमीले कसैलाई ऋण दिन्छौ धितोको रूपमा जाँतो अथवा त्यसको कुनै भाग पनि लिनु हुँदैन किन? किनभने त्यो गर्दा उसको भोजन नै लिएर जस्तै हुनेछ।

7 “यदि कुनै एकजना इस्त्राएलीले अर्को एकजना इस्त्राएलीलाई अपहरण गर्छ कमाराको निम्ति बेचछ भने, त्यस अपहरण कर्तालाई मार्नु पर्छ र तिमीहरूको आफ्नो समूहबाट त्यस्तो दृष्टा बाहिर निकाल्नु पर्छ।

8 “यदि तिमीलाई अत्यन्तै नराम्रो चर्म रोग लागेको छ भने लेवी पुजाहारीहरूले सिकाएको सबै कुराहरू तिमीले धेरै होशियारीसँग पालन गर्नु पर्छ। मैले पुजाहारीहरूलाई बताएका कुराहरू तिमीले अत्यन्तै होशियारीसँग पालन गर्नु पर्छ।

9 परमप्रभु तिमीहरूका परमेश्वरले मिश्रबाट बाहिर आउँदा मरियमका लागि के गर्नु भएको थियो सम्झना गर।

10 “जब तिमीले कुनै मानिसलाई ऋण दिन्छौ भने धरौटी लिन उसको घरभित्र पस्नु हुँदैन।

11 तिमी बाहिर पस्नु पर्छ त्यो ऋण लिने मानिसले धरौटी ल्याएर दिन्छ।

12 यदि मानिस गरीब छ भने उसले आफ्नो कोट बन्धकको रूपमा दिनु सक्छ जसले उसलाई तातो राख्छ। रातभरिको निम्ति तिमीले कोट धरौटी राख्नु हुँदैन।

13 सौँझ नै तिमीले फर्काउनु पर्छ। तब उसले सुत्तको लागि तातो लुगा पाउँछ र तिमीलाई आशीर्वाद दिनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले यसलाई राम्रो कार्य र सही जीवन ठान्नु हुनेछ।

14 “तिमीहरूले ज्यालामा ल्याएको नोकर जो गरीब र संकष्टमा छ, उसलाई ठगु हुँदैन। त्यो नोकर इस्त्राएली होस् अथवा तिमीहरूकै कुनै शहरमा बसे एक विदेशी, एक जना यसमा कुनै फरक पर्दैन।

15 घाम अस्ताउनु अघि प्रत्येक दिन उसको ज्याला देऊ किनभने त्यो गरीब छ अनि त्यही पैसामाथि निर्भर गर्छ। यदि तिमीले पैसा दिएनौ भने उसले तिम्रो विरुद्ध परमप्रभुलाई आरोप गर्नछ र तिमी पापको दोषी बनिनेछौ।

16 “केटा-केटीहरूको अपराधमा अमा-बुबालाई मृत्यु दण्ड दिनु हुँदैन र त्यसरी नै अमा-बुबालाको केटा-केटीहरूलाई मृत्यु दण्ड दिनु हुँदैन। ऊ आफैले गरेको नराम्रो कुरामा मात्र मानिसलाई मार्नु पर्छ।

17 “तिमीहरूले विदेशीहरू र टुहरा-टुहरीहरूसित राम्रो व्यवहार गर्नु पर्छ। धलौटीको रूपमा विधवाको ओढ्ने लुगा लिनु हुँदैन।

18 सम्झना गर तिमीहरू मिश्रदेशमा कमारा कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यस ठाउँबाट निकाली स्वतन्त्र पार्नु भयो। यसकारण गरीबहरूको निम्ति यसो गर्नु भनी म बताउँछु।

19 “जब तिमीहरू आफ्नो खेतमा बाली उठाउँदै गरेको हुन्छौ, बिसैर एक बिटा अन्न त्यहाँ छोड्नु भने त्यसलाई लिन नजाऊ। यो विदेशी, विधवा तथा टुहरा-टुहरीहरूको निम्ति हुन्छ। यदि तिमीहरूले तिनीहरूको निम्ति केही अन्न छोड्दियौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यसको निम्ति आशीर्वाद दिनु हुनेछ।

20 जब भद्राक्षको रूखबाट भाटा अथवा टाँगोले फल झार्छौ, हाँगाहरूमा बाँकी रहेको फल हेर्न जानु हुँदैन। भद्राक्षको फल जो तिमीहरू छोड्छौ त्यो विदेशी, विधवा र टुहरा-टुहरीहरूको निम्ति हुन्छ।

21 त्यसरी नै जब तिमीहरू दाखबारीमा फल उठाउन जान्छौ छोडिएको फल खोज्न फार्किएर नजाऊ, ती फलहरू विदेशी, विधवा तथा टुहरा-टुहरीहरूको निम्ति हुन्छ।

22 सम्झना राख तिमीहरू मिश्रदेशमा गरीब कमारा-कमारीहरू थियौ। यसकारण म तिमीहरूलाई गरीबहरूको लागि यस्तो गर भनी बताउँछु।

25

- 1 “जब दुईजना मानिसहरूमाझ वाद-विवाद हुन्छ, तिनीहरू अदालतमा जानु पर्छ। कुन मानिस बेकसूर छ अनि कुन मानिस कसुरदार छ न्यायकर्ताले निर्णय गर्ने छन।
- 2 यदि न्यायकर्ताले निर्णय गर्छन त्यो कसुरदार मानिसलाई कोरा लगाउनु पर्छ तब न्यायकर्ताले त्यस मानिसलाई घोप्टो परेर सुत्नु लाउनु पर्छ। एकजनाले कोरा लगाउनेछ जब न्यायकर्ताले हेर्नेछन। उसले गरेको अपराधमाथि कोराको संख्या निर्भर गर्नेछ।
- 3 कुनै मानिसलाई पनि चालीस कोरा भन्दा बेशी लगाउनु हुँदैन, यदि तिमिले कसैलाई चालीसभन्दा धेरै कोरा लगायो भने यो बुझिन्छ त्यस मानिसको जीवनको तिमिलेलाई केही महत्व छैन।
- 4 “जब गोर्हहरूलाई दाँई गर्न लगाइन्छ तिनीहरूले अन्न खान नपाओस भनेर महला लगाउनु हुँदैन।
- 5 “यदि दाज्यू-भाइ सँगै बस्छन र तिनीहरू मध्ये एक छोरा नभई मर्छ तब मर्ने भाइकी पत्नीले आफ्नो परिवार बाहिर कसैसित विवाह गर्नु हुँदैन। मर्नेको दाज्यू-भाइले उसलाई पत्नी बनाउनु पर्छ अनि उसँगै लैगिक सम्बन्ध राख्नु पर्छ। यसप्रकार आफ्नो पतिको दाज्यू-भाइले कर्तव्य गर्नु पर्छ।
- 6 त्यसपछि उसले जन्माएको पहिलो छोरोले आफ्नो मृत पिताको स्थान ओगट्नु पर्छ। तब मेरोको दाज्यूको नाउँ इसाएलबाट कहिल्यै नमेटियोस।
- 7 यदि मानिसले आफ्नो दाज्यू-भाइकी पत्नीलाई राख्न चाहँदैन भने दाज्यूकी पत्नीले शहरको सभा घरमा अगुवाहरू अघि जानु पर्छ। अनि तिनेले बढा-प्रधानलाई भन्नु पर्छ, ‘मेरो मृत पति दाज्यू-भाइले आफ्नो दाज्यू-भाइको नाउँ इसाएलमा जीवित राख्न चाहँदैनन। मेरो मृत लोमेको दाज्यू-भाइ भएको नातले ऊ आफ्नो कर्तव्य मसँग पूरा गर्न चाहँदैन।’
- 8 तब शहरका बढा-प्रधानहरूले त्यसलाई कुरा गर्छन बोलाउँछन तर यदि ऊ अझै भन्छ, ‘म उसलाई विवाह गर्दिनँ,’
- 9 तब उसको दाज्यू-भाइकी पत्नी बढा-प्रधानहरूको अगि आउनु पर्छ उसको एउटा खुट्टाको जुता खोल्नु पर्छ उसको अनुहारमा उसले थक्नु पर्छ तिनले भन्नु पर्छ, ‘मानिस जसले आफ्नो दाज्यूको सन्तानलाई वृद्धि गर्न चाहँदैन यस्तो व्यवहार गर्नु पर्छ।’
- 10 तब उसो त्यो मानिसको परिवारलाई इसाएलमा, ‘जुन मानिसको जुता खोलियो त्यसको परिवार’ भनी चिनिने छ।
- 11 “यदि दुई जना मानिस लडाईं गरिरहेका छन् र तिनीहरू मध्ये एक जनाकी पत्नी आफ्नो पतिको सहायतामा आउँछे तर उसले पतिसित लडाईं गर्ने अर्को मानिसको गुप्त अंग समात्नु हुँदैन।
- 12 यदि उसले त्यसो गर्छ भने तिनको हात काटिदेऊ तिनको लागि दुःख नमान।
- 13 “मानिसहरूलाई ठान कम र ज्यादा दुई प्रकारका ढकहरू नराख। एउटै ओजनको निम्ति दुई प्रकारका ठामे ढकहरू नराख।
- 14 आफ्नो घरमा केही चीज नाप्ने लामो र छोटो दुई प्रकारको नाप दण्ड नराख।
- 15 तिमीहरूले ठीक र शुद्ध ढक तथा नाप दण्ड मात्र प्रयोग गर्नु पर्छ, तब मात्र परमप्रभु तिमीहरूका परमेस्वरले दिनु लाग्नु भएको भूमिमा दीर्घायु भएर बाँच्नेछौ।
- 16 परमप्रभु तिमीहरूका परमेस्वरले ती मानिसहरूलाई घृणा गर्नु हुन्छ जसले भूल तथा झुटा ढक-तराजु उपयोग गरेर ठग्न। सही अर्थमा, उहाँ सबै मानिसलाई घृणा गर्नु हुन्छ जो गल्ती काम गर्छन।

अमालेकीहरूलाई ध्वंस पार्नु पर्छ

- 17 “जब तिमीहरू मिश्रबाट आउँदै थियौ, सम्झना गर अमालेकीहरूले के गरेका थिए।
- 18 तिनीहरूले तिमीहरूलाई आक्रमण गरे जब तिमीहरू कमजोर र थकित थियौ। तिनीहरूले तिमीहरूको मानिसहरूलाई मारे जो बिस्तारै पछि पछि आउँदै थिए। अमिलेकीहरूले परमेस्वरको सम्मान गरेनन।
- 19 यसकारण संसारबाट नै अमालेकीहरूको नाउँ ध्वंस पार्नु पर्छ। परमप्रभु तिमीहरूका परमेस्वरले तिमीहरूलाई दिनु हुने भूमिमा प्रवेश गरे पछि यो काम गर्नेछौ। त्यस भूमिमा उहाँले तिमीहरूलाई सबै प्रकारका शत्रुहरूबाट विश्राम दिनु हुनेछ, तर अमालेकीहरूलाई ध्वंस पार्न नबिस।

26

पहिलो उब्जनी

- 1 “चाँडे तिमीहरू भूमिमा पसे छौ जो परमप्रभु तिनीहरूका परमेस्वरले तिमीहरूलाई दिनु हुँदै छ तिमीहरूले आफ्नो नियन्त्रणमा भूमि लिनेछौ अनि त्यहाँ बसो-बास गर्नेछौ।
- 2 परमप्रभु तिमीहरूका परमेस्वरले दिनु भएको भूमिमा उब्जनीको बाली बटुलेर त्यसको अंश डालोमा हालेर परमप्रभु तिमीहरूका परमेस्वरले आफ्नो निम्ति रोज्नु भएको विशेष ठाउँमा लैजानु हुनेछ।
- 3 त्यहाँ तत्कालीन पूजाहारीकहाँ जाऊ अनि भन, ‘परमप्रभुले हाम्रा पिता-पुर्खाहरूलाई केही भूमि दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो र उहाँलाई सूचना दिन्छु म त्यस भूमिमा आएको छु।’
- 4 “तब पूजाहारीले तिमीबाट डालो लिएर परमप्रभु तिमीहरूका परमेस्वरको वेदीको अघाडी राख्नेछन।
- 5 तब परमप्रभु तिमीहरूका परमेस्वरको अघि तिमी भन्ने छौ, ‘मेरो पिता-पुर्खा फिर्तने आरामी थिए। तिनी मिश्रदेशमा गए बसो-बास गरे। जति बेला तिनी त्यहाँ गएका थिए उनको कुत्तमा केही मानिसहरू मात्र थिए तर मिश्रदेशमा उनको परिवार महान् अनि शक्तिशाली राष्ट्रमा परिणत भयो।
- 6 मिश्रीहरूले हामीसित नराप्रो व्यवहार गरे अनि हामीलाई कमारा-कमारीहरू बनाए। अनि हामीलाई बलपूर्वक कठोर काम लगाए अनि अति नै कष्ट दिए।
- 7 तब हामीले परमप्रभु हाम्रा परमेस्वरलाई प्रार्थना गरी तिनीहरूको विषयमा विरोध गर्यौं। तब परमप्रभुले हाम्रो प्रार्थना सुन्नु भयो अनि हाम्रो कठोर मेहनत, दुःख कष्ट हेर्नु भयो।
- 8 यसकारण परमप्रभुले हामीलाई उहाँको अति महान् अदभूत चिन्ह, अनि आश्चर्य अनि उहाँको महान् शक्ति अनि बल प्रयोग गरेर मिश्रबाहिर ल्याउनु भयो।
- 9 यसकारण उहाँले हामीलाई यहाँ दूध र मह बगिरहेको भूमिमा ल्याउनु भयो।
- 10 अनि हे परमप्रभु! यस समय मैले जुन अन्न हजुरलाई चढाएँ त्यो हजुरले दिएको भूमिबाट पहिलो उब्जेको अन्न हो।’
- 11 “तब तिनीहरूले त्यो अन्न परमप्रभु तिमीहरूका परमेस्वरअघि राखेर पूजा गर्न निहुरनु पर्छ।
- 12 त्यसपछि तिमीहरूले जति पनि असल चीजहरू परमप्रभु तिमीहरूका परमेस्वरले तिमीहरू र तिमीहरूका परिवारलाई दिनु भएको छ तिमीहरूसितै बसे लेवीहरू र विदेशीहरूलाई पनि भाग लगाउनु पर्छ।
- 13 “प्रत्येक तेस्रो बंश दशांश भाग लगाउने वर्ष हो र तिमीहरूको भूमिमा बसे लेवीहरू, विदेशीहरू र विधवा अनि टुहुरा-टुहुरीलाई आफ्नो बालीबाट दशांश दिनु पर्छ। तब प्रत्येक शहरमा तिमीहरूको निम्ति प्रशस्त खाने कुराहरू हुनेछ।

13 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई भन्नु पर्छ, 'मैले मेरो घरबाट मेरो बालीको पवित्र अंश निकालेर लेवीहरू, विदेशीहरू र विधवा तथा दुहरा टुहुरीहरूलाई दिएँ। तपाईंले मलाई दिनु भएको सम्पूर्ण आज्ञाहरू पालन गरेको छु र कुनै पनि आज्ञा उलंङ्घन गरेको छैन। मैले ती आज्ञाहरू बिर्सको छैन।

14 जब म दुःखमा थिएँ मैले यो बालीको अन्न खाइन म अशुद्ध थिइन जब यो अन्न बढ्दो, यो अन्नबाट मैले मेरोका मानिसहरूलाई पनि चढाएको छैन। मैले परमप्रभु मेरा परमेश्वर तपाईंले दिनु भएका सबै आज्ञा पालन गरेँ तपाईंले दिएका आज्ञाहरू सबै पालन गरेको छु।

15 तपाईंको पवित्र वासस्थान स्वर्गबाट तल हेर्नु होस् अनि इस्राएलका मानिसहरूलाई र हामीलाई अशीर्वाद दिनुहोस्। तपाईंले हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेर हामीलाई दिनु भएको दूध र महले भरिएको भूमिलाई पनि अशीर्वाद दिनु होस्।'

परमप्रभुका आज्ञाहरू पालन गर

16 "आज परमप्रभु तिमीहरूका परमेश्वरले यी सब विधि र नियमहरू पालन गर्नु भनी आज्ञा तिमीहरूलाई दिनु हुनेछ। आफ्नो सम्पूर्ण हृदय र प्राणले यी सब पालन गर्न होशियार होऊ।

17 आज तिमीहरूले भनेका छौ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ अनि उहाँले देखाउनु भएको बोटामा हिड्ने, उहाँको शिक्षा अनुसरण गर्ने अनि उहाँले बताउनु भएको नियमहरू र निर्णयहरू पालन गर्ने प्रतिज्ञा गरेका छौ। तिमीहरूले भन्थौ उहाँले बताउनु भएको प्रत्येक चीज तिमीहरू गर्नेछौ।

18 अनि आज परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नो मानिसहरू भनी ग्रहण गर्नु भएको छ र यसको निम्ति उहाँले प्रतिज्ञा गर्नु भएको छ। परमप्रभुले तिमीहरूलाई उहाँका सबै आज्ञाहरू पालन गर्ने पछि भन्नु भएको छ।

19 परमप्रभुले तिमीहरूको राष्ट्रलाई सबै राष्ट्रहरूभन्दा अग्लो बनाउनु हुनेछ। उहाँले तिमीहरूलाई सम्मान, प्रशंसा र सुनाम दिनु हुनेछ। अनि उहाँको प्रतिज्ञानुसार तिमीहरू उहाँका आफ्नै विशेष पवित्र मानिसहरू हुनेछौ।"

27

मानिसहरूका लागि स्मारक ढुङ्गाहरू

1 मोशा र इस्राएलका बडा-प्रधानहरूले मानिसहरूसँग बात गरे। मोशाले भने, "आज मैले तिमीहरूलाई दिएका सबै आदेशहरू पालन गर।

2 तिमीहरू चाँडै परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको भूमि पुन यर्दन नदी पार गर्नेछौ। त्यसदिन दूला-दूला ढुङ्गाहरू खडा गरेर त्यसलाई लिपी देऊ।

3 त्यसपछि यी सबै आज्ञाहरू र शिक्षाहरू लेख। यो काम तिमीहरूले जब यर्दन नदी पार गरेपछि गर्नु पर्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको दूध र महले परिपूर्ण भएको भूमिमा प्रवेश गर्न सक्छौ। परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो।

4 "यर्दन नदी पार गरेपछि आज म तिमीहरूलाई जुन आज्ञा दिन्छु तिमीहरूले अवश्य पालन गर्नु पर्छ। एबाल डाँडामा तिनीहरूले ढुङ्गाहरू खडा गर्नु पर्छ र ती ढुङ्गाहरूलाई लिपेर छोप्नु पर्छ।

5 केही ढुङ्गाहरू राखेर परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी निर्माण गर। तर ती ढुङ्गाहरू काटन फलामको हतियार प्रयोग नगर।

6 परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउनका लागि तिमीहरूले काटेका ढुङ्गाहरू प्रयोग गर्नु हुँदैन। अनि तिमीहरू यसमाथि परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि चढाउनु पर्छ।

7 तिमीहरूले त्यहाँ मेलबलि चढाउनु पर्छ अनि परमप्रभु तिमीहरूका परमेश्वरअघि खाऊ अनि आनन्द मनाऊ।

8 तिमीहरूले खडा गरेको ढुङ्गाहरूमा तिमीहरूले व्यवस्थाका यी सबै कुराहरू लेख्नु पर्छ। स्पष्ट लेख जसले गर्दा ती सजिलै पढ्न सकियोस।

सरापका नियमहरू

9 "मोशा र लेवीका पूजाहारीहरूले इस्राएलीहरूलाई सम्बोधन गरे। मोशाले भने, "हे इस्राएलीहरू हो, चूप लागेर सुन, आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू भएका छौ।

10 यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले जे गर्नु भन्नु भएको छ प्रत्येक काम गर। तिमीहरूले उहाँको आज्ञाहरू र नियमहरू अनुसरण अनि पालन गर्नु पर्छ जुन आज मैले तिमीहरूलाई आदेश दिएको छु।"

11 त्यही दिन मोशाले पनि मानिसहरूलाई यो भने,

12 "तिमीहरू यर्दन नदी पार गरे पछि मानिसहरूलाई अशीर्वाद दिनको निम्ति शिमोन, लेवी, यहदा, इसाकाकर, युस्फ र बिन्यामीन कुल समूह गीरीज्जीम डाँडामा हुनेछन्।

13 अनि यी कुल समूह-रूबेन, गाद, आशेर जबलन, दान र नताली चाँहि सराप सन्नु एबाल डाँडामा हुनेछन्।

14 "लेवीहरूले उच्च स्वरमा सबै इस्राएलीहरूलाई भन्ने छन्;

15 " 'कारिगरले झै जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गृह स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारिगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।'

"तब सबै मानिसहरूले उत्तर दिनेछन् 'आमेन!'

16 "लेवीहरूले भन्नेछन्, 'त्यस मानिसलाई सराप लागोस् जसले अमा-बुबालाई अनादर अनि अपमान गर्छ।'

"तब सबै मानिसहरूले भन्नेछन्, 'आमेन!'

17 "लेवीहरूले भन्नेछन्, 'आफ्नो छिमेकीको साँध सीमाना मिच्ने मानिसलाई सराप लागोस्।'

"तब सबै मानिसहरूले भन्नेछन्, 'आमेन!'

18 "लेवीहरूले भन्नेछन्, 'अन्धा मानिसलाई उल्टा बाटो देखाउने मानिसलाई सराप परोस्।'

"तब सबै मानिसहरूले भन्नेछन्, 'आमेन!'

19 "लेवीहरूले भन्नेछन्, 'विदेशी, दुहरा-टुहुरी र विधवाले पाउनु पर्ने न्याय नदिने मानिसलाई सराप परोस्।'

"तब सबै मानिसहरूले भन्नेछन्, 'आमेन!'

20 "लेवीहरूले भन्नेछन्, 'आफ्नी सौतेनी आमासित सहवास गर्ने मानिसलाई सराप परोस्।'

"तब सबै मानिसहरूले भन्नेछन्, 'आमेन!'

21 "लेवीहरूले भन्नेछन् 'कुनै प्रकारको पशुसित सम्भोग गर्ने मानिसलाई सराप लागोस्।'

- “तब सबे मानिसहरूले भन्नेछन्, ‘आमोने।’
 22 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैगिक सम्पर्क राख्छ।’
 “तब सबे मानिसहरूले भन्नेछन्, ‘आमेने।’
 23 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले सासुसित लैगिक सम्पर्क राख्छ।’
 “तब सबे मानिसहरूले भन्नेछन्, ‘आमेने।’
 24 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लाग्छ जसले आफ्नो छिमेकीलाई लुकेर हिकोउँछ।’
 “तब सबे मानिसहरूले भन्नेछन्, ‘आमेने।’
 25 “लेवीहरूले भन्नेछन्, ‘जो मानिसले पैसा लिएर निर्दोष मानिसको हत्या गर्छ भने त्यसलाई सराप परोस्।’
 “तब सबे मानिसले भन्नेछन्, ‘आमेने।’
 26 “लेवीहरूले भन्नेछन्, ‘जो मानिसले यस व्यवस्थालाई समर्थन गर्दैन र पालन गर्नु राजी हुँदैन त्यसलाई सराप परोस्।’
 “तब सबे मानिसहरूले भन्नेछन्, ‘आमेने।’

28

आज्ञा पालन गर्दा आशीर्वाद

- 1 “अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयो भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दामाथि राख्नु हुनेछ।
 2 यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्थो भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्।
 3 “शहरमा र गाउँ-बस्तीमा
 परमप्रभुले तिमीहरूलाई आशिष दिनु हुनेछ।
 4 परमप्रभुले तिमीहरूका धेरै नानीहरू
 होस् भनी आशिष दिनु हुनेछ।
 परमप्रभुले तिमीहरूको भूमिमाथि आशिष दिनुहुनेछ
 जसले गर्दा उब्जाऊ बेशी हुनेछ।
 परमप्रभुले तिमीहरूका पशुहरूलाई आशिष दिनु हुनेछ
 र ती पशुहरूले धेरै बच्चाहरू जन्माउने छन्।
 5 परमप्रभुले तिमीहरूको डालाहरू र पिठो मुख्ने आहीमाथि आशीर्वाद दिनुहुनेछ,
 अनि सधैं खाद्य पर्दाथले भरनु हुनेछ।
 6 परमप्रभुले तिमीहरूलाई सदा-सर्वदा तथा तिमीहरूले जे गर्छौं प्रत्येक चीजमा आशिष दिनु हुनेछ।
 7 “तिमीहरूसित लडाईं गर्न आउने शत्रुहरूलाई पराजित गराउन परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ। शत्रुहरू तिमीहरूसित लडाईं गर्नु
 एउटै बाटो भएर आउनेछन् तर तिनीहरू सातवटा बाटो भएर भाग्नेछन्।
 8 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ र तिमीहरूको ढुकुटीमा तिमीहरू जे गर्छौं प्रत्येक चीजमा परमप्रभुले आशिष
 दिनु हुनेछ।
 9 यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरलाई अनुसरण गर्छौं अनि उहाँको आदेशहरू पालन गर्छौं भने परमप्रभुले तिमीहरूलाई उहाँका विशेष
 पवित्र मानिसहरू बनाउनु हुनेछ।
 10 तब पृथ्वीका सबै मानिसहरूले थाहा पाउनेछन् तिमीहरू परमप्रभुका मानिसहरू हो र तिनीहरू तिमीहरूसित डराउने छन्।
 11 “तिमीहरूलाई दिन्छु भनी तिमीहरूको पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई सन्तान, गाई-बस्तु र खेती-पार्तीमा परमप्रभुले
 खुबै उन्नति गराउनु हुनेछ।
 12 आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौं सबैमा आशीर्वाद दिनु हुनेछ।
 तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियौं ऋण दिनेछौं तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन।
 13 परमप्रभुले तिमीहरूलाई पुच्छर होइन शिर बनाई राख्नु हुनेछ, तिमीहरू सधैमाथि हुने छौं फेदमा होइन। यदि तिमीहरूले आज मैले बताउँदै गरेको
 परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्थो भने तिमीहरूको निम्ति यस्तो हुनेछ। तिमीहरूले यी आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ।
 14 आज मैले तिमीहरूलाई दिएका यी उपदेशहरूबाट नफर्क तिमीहरू दाहिने अथवा दुबै फर्कनु हुदैन। तिमीहरूले अन्य देवताहरूको सेवा गर्न
 तिनीहरूलाई अनुसरण गर्नु हुदैन।
 आज्ञा पालन नगर्नेहरूलाई सराप
 15 “तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने
 तिमीहरूमाथि यी सब नराप्ता कुराहरू आइपर्नेछन्।
 16 “परमप्रभुले शहर र खेतहरूमा
 तिमीहरूलाई सरापनु हुनेछ।
 17 परमप्रभुले तिमीहरूका डालाहरू र पिठो मुख्ने आहीमा सरापनु हुनेछ अनि तिनीहरूमा खाद्य हुने छैन।
 18 परमप्रभुले तिमीहरूलाई सरापनु हुनेछ
 अनि तिनीहरूका धेरै नानीहरू हुने छैनन्।
 उहाँले तिमीहरूका भूमिलाई सरापनु हुनेछ
 अनि तिमीहरूले राम्रो अन्नबालि पाउने छैनौ।
 उहाँले तिमीहरूका पशुहरूलाई सरापनु हुनेछ
 अनि तिनीहरूले धेरै बाछा-बाछी ब्याउने छैनन्।
 19 परमप्रभुले सब तिमीहरूलाई सरापनु समय प्रत्येक कुरोहरूमा सरापनु हुनेछ जे तिमी गर्छौं।

20 “यदि तिमी अनिष्ट काम गर्छौं अनि परमप्रभुबाट टाढा हुन्छौ, तब उहाँले तिमीलाई अशुभ कार्य भएको बनाउनु हुनेछ। तिमी आफूले गरेको प्रत्येक कार्यमा निराशा र कष्ट पाउने छौ। उहाँले यस्तो तिमीहरू चाँडै अनि सम्पूर्ण नाश नहुञ्जेलसम्म निरन्तर गर्नु हुनेछ। उहाँले यस्तो गर्नु हुनेछ किनभने तिमीहरू उहाँबाट टाढा भये अनि उहाँलाई छाड्यौ।

21 जबसम्म तिमीहरू दखल भएको भूमिबाट शेष हुँदैनौ, ध्वंस हुँदैनौ, परमप्रभुले तिमीहरूमाथि भयङ्कर रोगहरू सृष्टि गर्नु हुनेछ।
 22 परमप्रभुले तिमीहरूलाई विभिन्न रोगहरू, ज्वरो र सृजन दिएर सजाय दिनु हुनेछ। परमप्रभुले प्रचण्ड ताप पठाउनु हुनेछ अनि तिमीहरूले पानी पाउने छैनौ रोग र गर्मीले तिमीहरूको सब बाली नाश हुनेछ जबसम्म तिमीहरू ध्वंस हुँदैनौ यी सब नराप्ता कुराहरू तिमीहरूमाथि परिहरनेछन्।
 23 आकाशमा बादल हुनेछैन र आकाश पालिश घसेको काँसा झैं देखिनेछ। तिमीले टेकेको भूमि फलाम झैं कडा हुनेछ।
 24 परमप्रभुले पानी पठाउनु हुनेछैन, आकाशबाट खाली बालुवा र धुलो मात्र झर्नेछ अनि जतिञ्जेलसम्म तिमीहरू ध्वंस हुँदैनौ यस्तो भइरहने छ।
 25 “तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पाराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराप्ता कुराहरू आइपर्ने छन त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्।
 26 तिमीहरूका मृत शरीरहरू जंगली पंक्षी र जनावरहरूको आहार बनिनेछ, तिनीहरूलाई तिमीहरूको मृत शरीरबाट धपाउने कोही हुनेछैन।
 27 “परमप्रभुले मिश्र बासीहरूलाई झैं तिमीहरूलाई फोकाहरू दिएर दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूलाई पिलो, गिर्खा र चिलाउने घाउ दिएर दण्ड दिनु हुनेछ।

28 परमप्रभुले तिमीहरूलाई बहुलाहा, अन्धा र हृदयमा बेचनी पारिदिनुहुनेछ।
 29 तिमीहरू दिउँसे बाटोमा अन्धा झैं हिड्नेछौ। तिमीहरूले गरेको प्रत्येक कुरोमा असफलता मात्र हात लाग्नेछ। घरि-घरि मानिसहरूले तिमीहरूलाई कष्ट दिइरहने छन्, तिमीहरूको वस्तुहरू चोरी भइरहनेछ तर तिमीहरूलाई बचाउने कोही हुनेछैन।

30 “स्त्री एकजना तिमीसित मानी हुनेछ तर कोही अर्को मानिस तिनीसित लैगिक सर्पक राख्नेछ। तिमीले घर बनाउने छौ तर त्यसमा बसू पाउने छैनौ। तिमीले अङ्गुरको खेती गर्नेछौ तर बाली उठाउन पाउने छैनौ।

31 मानिसहरूले तिम्ना अर्घिने तिम्ना गाईहरू मार्नेछन् तर मासु खान पाउने छैनौ। मानिसहरूले तिमीहरूका गधाहरू लानेछन् तर फर्काउने छैनन्। तिमीहरूका शत्रुहरूले तिमीहरूको भेडाहरू लानेछन् तर तिमीहरूलाई बचाउने कोही त्यहाँ हुनेछैन।

32 “तिमीहरूका छोरा-छोरीहरूलाई अरु जातिका मानिसहरूले लैजाने छन्। तिमीहरू आफ्नो छोरा-छोरीहरू आँउछन् कि भनी दिनभरि आखाँ टट्याउञ्जेल बाटो हेर्नेछौ तर तिमीहरूले पाउने छैनौ। परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुने छैन।

33 “तिमीहरूको सम्पूर्ण मेहनत र अन्नहरू एउटा अपरिचित जातिले लैजानेछ। तिमीहरूसित मानिसहरूले गाली र नराप्ती व्यवहार मात्र गर्नेछन्।

34 तिमीहरूले देखेको चीजहरूले तिमीहरूलाई बौलाहा बनाउँछ।

35 परमप्रभुले कहिले जाति नहुने पिलोद्वारा तिमीहरूलाई दण्ड दिनु हुनेछ। चूँडा र खुट्टाहरूमा यी पिलोहरू हुनेछ। यी घाउहरू शरीरमा पैतालादेखि टाउकाको तालुसम्म प्रत्येक अङ्गमा हुनेछ।

36 “तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झटो देवताको सेवा गर्नेछौ।

37 देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँसेछन् र अपमान गर्नेछन्।

असफलताको सराप

38 “तिमीहरूको खेतबारीले प्रशस्त अन्न उब्जाउनेछ तर कम्ती हुनेछ, किन? कारण अन्न सलहले खाइदिनेछ।

39 तिमीहरूले दाखको खेती मेहनत गरी लगाउनेछौ तर किराहरूले नष्ट गर्नाले उब्जनी प्रशस्त नभएर दाखरसको निम्ति रस पनि पाउनेछैनौ।

40 तिमीहरूको भूमिमा जतातै भद्राक्षको रूखहरू भएर पनि त्यसको तेल चलाउन पाउने छैनौ कारण फलहरू सबै भूईमा झरेर सड्नेछन्।

41 तिमीहरूका छोरा-छोरीहरू धेरै भए पनि तिनीहरूलाई राख्न पाउने छैनौ किन? किनभने तिनीहरू पक्राउ पर्नेछन् अनि कैदमा पर्नेछन्।

42 तिमीहरूको खेतमा सबै अन्न र रूखहरू सलहले नष्ट पारी दिनेछ।

43 तिमीहरूले आफ्नो शक्ति गुमाउने छौ तर तिमीहरूमाझ बसे विदेशीहरू धेरै शक्तिशाली हुनेछन्।

44 विदेशीहरूसित तिमीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछ, तर तिमीहरूसित तिनीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछैन। तिमीहरू पुच्छर जस्तै हुनेछौ र तिनीहरूले तिमीहरूलाई शिरले शरीर नियन्त्रण गरे झैं गर्नेछन्।

45 “जबसम्म तिमीहरू ध्वंस हुँदैनौ तिमीहरूमाथि आई लाग्ने सरापले खेदै पक्रंदै गरिरहनेछ कारण तिमीहरूले परमप्रभु तिमीहरूका परमेस्वरले बताउनु भएको कुराहरू मान्नेनौ। उहाँले दिनु भएको आज्ञा तथा विधिहरू तिमीहरूले पालन गरेनौ।

46 अनि तिमीहरू सधैं तिमीहरू अनि तिमीहरूका सन्तान अघि इश्वरको न्यायको प्रतीकको रूपमा रहने छन्।

47 “कारण तिमीहरूसित प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेस्वरले दिनु भएको प्रशस्त हुँदा तिमीहरूले उहाँको सेवा गरेनौ।

48 यसकारण तिमीहरूले तिमीहरूको शत्रुहरूको सेवा गर्नेछौ। जो परमप्रभुले तिमीहरूको विद्रुमा पठाउनु हुनेछ। तिमीहरू भोकाएका, तिर्खाएका, नाङ्गा र गरीब हुनेछौ। परमप्रभुले तिमीहरूमाथि जुन एउटा भारी लाटू हुनेछ। तिमीहरूले आफू नाश नहुञ्जेलसम्म हटाउन सक्नेछैनौ।

शत्रु राष्ट्रको सराप

49 “परमप्रभुले तिमीहरूसित लडाँई गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछ तिनीहरू आकाशबाट गरुडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ।

50 तिनीहरू निष्ठुर हुनेछन्, बूढापाकाको आदर गर्दैनन अनि ससाना नानीहरूप्रति दया देखाउँदैनन्।

51 तिनीहरूले तिमीहरूका पशुहरू र बाली लानेछन्। तिमीहरूको नाश नहुञ्जेलसम्म तिनीहरूले प्रत्येक चीज लाने छन्। तिनीहरूले तिमीहरूका लागि अन्न, मद्य, तेल, गाईहरू, भेडाहरू अथवा बाग्नाहरू छोड्ने छैनन्। तिनीहरूले तिमीलाई नष्ट नगरे सम्म प्रत्येक चीज लाने छन्।

52 “तिमीहरू सोच्छौ त्यस शहरहरूको वरिपरि अग्ला-अग्ला र शक्तिशाली पर्खालहरूले तिमीहरूलाई सुरक्षा दिन्छन्। तर ती पर्खालहरू ढल्नेछन्। त्यस राष्ट्रका मानिसहरूले सबै शहरहरू धेरैर तिमीहरूमाथि आक्रमण गर्नेछन्। परमप्रभु तिमीहरूका परमेस्वरले तिमीहरूलाई दिनु भएको भूमिमा एउटै शहर पनि बाँकी नराखी शत्रुहरूले आक्रमण गर्नेछन्।

53 तिमीहरूको शहर थुनुवामा परेको हुनेछ र तिमीहरूलाई यस्ता कष्ट आइलाग्नेछ कि भोक लाग्दा खान केही नपाएर तिमीहरूले परमप्रभु तिमीहरूका परमेस्वरले दिनु भएको आफ्नै सन्तान छोरा-छोरीको मासु खानेछौ।

54 “त्यस बेला तिमीहरू माझमा भएका अत्यन्तै भला मानिसहरू पनि आफ्नै दाय्य-भाइ, आफूले प्रेम गरेको पत्नी अनि आफ्नै छोरा-छोरीहरूप्रति पनि अत्यन्तै निष्ठुर हुनेछन्।

55 यसकारण भोजनको अभावमा तिमीहरूले आफ्नै नानीहरू खानेछौं अनि कसैसित बाँड्ने छैनौं जब शत्रुहरूले तिमीहरूको शहरहरूलाई थुनुवामा पार्छन् अनि तिमीहरूलाई कष्ट दिन्छन् र यी सबै नराष्ट्र घटनाहरू हुनेछन्।

56 “अति कोमल र दयालु स्त्री जसले आफ्नो कोमलताको कारण भूइँमा पैताला राखेकी छैनन्, ऊ पनि आफ्नो पति र नानीहरू प्रति निष्ठुरी हुन्छे।

57 त्यो स्त्री त्यससमय यति निष्ठुरी हुन्छे उसले गर्भबाट गुप्सुपले नानी जन्माउछे र त्यो नानी र त्यससित निस्केको साल पनि आफैँ खान्छे कारण त्यहाँ खाने कुरा केही हुँदैन। जब शत्रुहरू आएर तिमीहरूको शहरहरू धेरैछन् र तिमीहरूले कष्ट पाउनेछौं। त्यहाँ त्यस्ता प्रकारको नराष्ट्र कुराहरू हुनेछन्।

58 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू र शिक्षाहरू पालन गर्नु पर्छ जो यस व्यवस्थाको पुस्तकमा लेखिएका छन् र तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको आश्चर्यपूर्ण र भय योग्य नाउको सम्मान गर्नु पर्छ।

59 परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानलाई धेरै कष्टहरू दिनु हुनेछ।

60 तिमीहरूले मिश्रमा धेरै कष्ट र रोगहरू देख्यौं जसले तिमीहरूलाई नराष्ट्र कुराहरूले भयभीत बनायो परमप्रभुले ती सबै तिमीहरूमाथि ल्याउनुहुनेछ।

61 परमप्रभुले यस विधिको पुस्तकमा नलेखिएका कष्टहरू र रोगहरू पनि तिमीहरू नष्ट नहुञ्जेलसम्म ल्याउनु हुनेछ। उहाँले यस्ता कष्टहरू निरन्तर ल्याउनु हुनेछ।

62 आकाशका ताराहरू जतिने तिमीहरूका संख्या धेरै हुन सक्छन् तर परमप्रभु तिमीहरूका परमेश्वरलाई नमानेको कारण तिमीहरू एकदमै थोरै संख्यामा रहने छौं।

63 “तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुरशी हुनु हुन्छ्यो तिमीहरूलाई नष्ट र ध्वंस पार्नु पनि त्यति नै खुरशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदछौं तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेट्नेछन्।

64 पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झटा पुर्खाहरू थाहा नपाइएका देवताहरू पूज्ने छौं।

65 “ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौं र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौं। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौं।

66 तिमीले जीवन डरले परिपूर्ण हुनेछ र तिमीहरू रात-दिन सधैं डराएको हुनेछौं अनि तिमीहरू आफ्नो जीवनप्रति विश्वस्त हुने छैनौं।

67 बिहानै तिमी भन्ने छौं, ‘यो बेलुकी भए हुनेथ्यो’ बेलुकी तिमी भन्नेछौं, ‘यो बिहान भए हुनेथ्यो।’ किन? किनभने तिमीले हृदयमा डर हुनेछ अनि तिमीले नराष्ट्र कुराहरू देख्नेछौं।

68 परमप्रभुले तिमीहरूलाई जहाजद्वारा मिश्र फर्काउनु हुनेछ मैले तिमीहरूलाई भने, ‘तिमीहरूले कहिले त्यस ठाउँमा जानु पर्दैन तर परमप्रभुले तिमीलाई त्यहाँ पठाउनु हुनेछ।’ मिश्रमा तिमीहरू आफूलाई शत्रुहरू समक्ष कमारा-कमारीको रूपमा बेच्ने चेष्टा गर्नेछौं तर कसैले तिमीलाई किन्ने छैन।”

29

मोआबमा वाचा

1 परमप्रभुले होरेब पर्वतमा इश्राएलका मानिसहरूसँग गर्नु भएको करार बाहेक उहाँले मोआब देशमा मोशासित अर्को करार गर्ने आदेश दिनु भयो जब तिनीहरू मोआबमा थिए। त्यो करार यस्तो छ।

2 मोशाले इश्राएलका सबै मानिसहरूलाई बोलाए भने, “परमप्रभुले मिश्र देशमा फिरऊन र उसका सेवकहरू र उसको सम्पूर्ण भूमिका लागि जे गर्नु भएको थियो तिमीहरूले सबै देख्यौं।

3 तिमीले आफ्नै आँखाले उहाँले गर्नु भएका ठूला-ठूला कष्टहरू, अलौकिक कामहरू र अचम्मका चीजहरू देख्यौं।

4 तर आज पनि तिमीले बुझेनौं के भएको थियो, परमप्रभुले तिमीलाई बुझ्ने अनुमति दिनु भएको छैन के देख्यौं अनि सुन्यौं?

5 परमप्रभुले भन्नुभयो, ‘मैले तिमीहरूलाई मस्भूमिमा चालीस वर्षसम्म डोर्याउंदा तिमीहरूको शरीरको लुगा फाटेन, अनि खुट्टामा लगाएको जुता पनि पुरानो भए।

6 तिमीहरूले रोटी खाएनौं र दाखरस कुनै प्रकारको मद्य पिनेनौं। मैले तिमीहरूलाई रक्षा गरेर ल्याएँ जसले गर्दा तिमीहरू बुझ्न सक्छौं म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ।’

7 “तिमीहरू यस ठाउँमा आउँदा देशबोनका राजा सीहोन र बासानका राजा ओग हामीलाई आक्रमण गर्नु आए तर तिनीहरूलाई हरायौं।

8 अनि हामीले तिनीहरूको देश स्बेनी, गाद, अनि मनश्शेको आधा कुललाई आफ्नो अंशको रूपमा दियौं।

9 यदि तिमीहरूले यस करारमा भएका आज्ञाहरू पालन गर्थौं भने तिमीहरू आफूले गरेको प्रत्येक कार्यमा सफल हुने छौं।

10 “आज तिमीहरू सबै जना परमप्रभु तिमीहरूका परमेश्वर अघि उभिरहेका छौं। तिमीहरूका आगुवाहरू, मुषियाहरू, बृढा-प्रधानहरू तथा इश्राएलका सबै बासिन्दाहरू यहाँ छन्।

11 तिमीहरूको पत्नी, बाल-बच्चाहरू तथा तिमीहरूसित बस्ने विदेशीहरू लगायत तिमीहरूका दाउरा काट्ने अनि पानी बोक्नेहरू यहाँ छन्।

12 आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरसित एउटा करारमा बाँधिनु पर्छ र परमप्रभुले त्यो करार आज बनाउनु हुँदछ।

13 यो प्रतिज्ञासँगै, परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै विशेष मानिसहरू बनाउनु भयो, अनि त्यो प्रमाणित गर्नु भएको छ उहाँ तिमीहरूको परमेश्वर हुनुहुन्छ जस्तो उहाँले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक अनि याकूबलाई गर्नु भएको थियो।

14 परमप्रभुले तिमीहरूसित मात्र यो करार गर्नु तथा प्रतिज्ञा गर्नु हुनेछैन,

15 तर परमप्रभु तिमीहरूका परमेश्वर सबैसँग यो करार गर्नु हुँदछ जो उहाँको अघि उभिएका छन् अनि हाम्रा भावी सन्तानहरूसँग जो आज हामीसँग छैनन्।

16 तिमीहरूलाई थाहा छ हामी मिश्र देशमा कसरी बाँचेका थियौं अनि तिमीहरूले सम्झना गर हामीहरू कसरी यहाँसम्म आउँदा देशहरू भए यात्रा गर्थौं।

17 तिमीहरूले ती काठ, ढुङ्गा, चाँदी र सनले बनिएका घृणित मूर्तिहरू देख्यौं।

18 दूध भएर बस तिमीहरूमध्ये कुनै पनि पुरुष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्दिद जस्तै हो जसले उम्रेर तितो अथवा विषाल फल दिन्छ।

19 “कुनै मानिसले यी सरापहरू सुन्न सएछ आफूलाई सजिलो ठान्दै भन्छ, ‘म जे गर्दौंछु गर्दै लानेछु मसित कुनै अनिष्ट हुने छैन।’ त्यस मानिसले आफूलाई मात्र नष्ट गर्दै नर तर प्रत्येकलाई यहाँसम्म राम्रा मानिसहरूलाई पनि गर्छ।

20-21 परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्छ। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंस पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ। व्यवस्थाको पुस्तकमा लेखिएको करारको सराप अनुसार परमप्रभुले त्यस मानिसलाई दण्ड दिनुका लागि इश्राएलीहरूका सबै कुलहरूबाट अलग गर्नु हुनेछ।

22 “भविष्यमा जब तिमीहरूका सन्तानहरू तथा टाढा-टाढाबाट आएका विदेशीहरूले देखे छन् कसरी भूमि नष्ट भयो। तिनीहरूले देखे छन् कसरी रोगहरू परमप्रभुले ल्याउनु भयो।

23 त्यहाँको भूमि सब गन्धकको आगोले जल्नेछ र नूनले ढाकिनेछ अनि त्यहाँ घाँससम्म उम्रने छैन। परमप्रभुको रीसले त्यो भूमि नष्ट हुनेछ जस्तो सदोम, गमोरा, अदमा र सबोयीम नष्ट गरिएका थिए।

24 “तब अरू सबै राष्ट्रका मानिसहरूले सोध्नेछन्, ‘परमप्रभुले यो भूमिलाई यस्तो पार्नुभयो? उहाँ किन यति विघ्न रिसाउनु भयो?’

25 “तर यस्तो हुनेछ, ‘कारण इश्राएलका मानिसहरूले तिनीहरूलाई मिश्र देशबाट ल्याउँदा परमप्रभु तिनीहरूको पिता-पुर्खाहरूको परमेश्वरसित गरिएको करारलाई त्याग गरे।

26 तिनीहरू आफूले नचिनेको र परमप्रभुले नबताएको अन्य जातिको देवताहरूको सेवा तथा पूजा गर्न लागे।

27 अनि परमप्रभुको क्रोधले यस भूमिका प्रत्येक मानिसहरूमाथि नराम्रा कुरा ल्याए त्यो शिक्षाहरूको पुस्तकमा लेखिएका छन्।

28 परमप्रभु अत्यन्तै असन्तुष्ट हुनु भएकोले त्यस भूमिबाट बाहिर निकालेर अहिले तिनीहरूले बसो-बास गरेको भूमिमा राख्नु भयो।’

29 “परमप्रभु हाम्रा परमेश्वरले केही कुरो रहस्यमा राख्नु भयो जो उहाँले मात्र जान्नुहुन्छ। तर परमप्रभुले हामीलाई केही बताउनु भयो अनि ती शिक्षाहरू हाम्रो र हाम्रा सन्तानको निम्ति हुन् र ती सदा सर्वदाको निम्ति रहनेछन्। अनि हामीले व्यवस्थामा भएका सबै आज्ञाहरू पालन गर्नु पर्छ।

30

इश्राएलीहरू आफ्नो भूमिमा फर्कन्छन्

1 “भैले तिमीहरूलाई बताएको आशीर्वाद र सरापहरू तिमीहरूमाथि पर्नेछन् अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई खेदी पठाउनु भएको भूमिमा ती कुराहरू सम्झना गर्नेछौ।

2 त्यस समय जब तिमीहरूका सन्तान र तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आउनेछौ र आज मैले बताएका उहाँका सबै आज्ञाहरू हृदयबाट नै पालन गर्नेछौ।

3 तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ।

4 यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ।

5 जुन भूमि तिमीहरूका पिता-पुर्खाहरूको थियो त्यो फेरि तिमीहरूकै हुनेछ। परमप्रभु तिमीहरूको निम्ति असल हुनुहुनेछ र तिमीहरूको पिता-पुर्खाहरूसँग भएको भन्दा धेरै परमप्रभुले तिमीहरूलाई दिनु हुनेछ। अरू जातिमाभन्दा तिमीहरूको जन संख्या धेरै हुनेछ।

6 अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनु हुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परमप्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ।

7 “अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको शत्रुहरूमाथि यी सबै सरापहरू ल्याउनु हुनेछ। किनभने तिनीहरूले तिमीहरूलाई घृणा गरे अनि तिमीहरूमाथि आक्रमण गरे।

8 अनि फेरि तिमीहरूले परमप्रभुको आज्ञा मान्ने छौ र जुन म आज तिमीहरूलाई बताई रहेछु, पालन गर्नेछौ।

9 परमप्रभु तिम्रा परमेश्वरले तिमी जुन सुकै काम हातमा लिन्छौ सफल तुल्याइ दिनु हुनेछ। परमप्रभुले तिम्रो सन्तानमा वृद्धि, गाई-बस्तुहरूमा बाछा-बाछीहरू वृद्धि तथा खेतवारीको अन्न तथा फल फलहरूमा वृद्धि गराई दिनु हुनेछ। परमप्रभु तिम्रा पिता-पुर्खाहरूसँग खुशी हुनुहुन्थ्यो तिमीहरूसित पनि त्यस्तै खुशी हुनुहुनेछ।

10 व्यवस्थाको यस पुस्तकमा लेखिएका आज्ञाहरू पालन गर्थौ र नियमहरूको अनुसरण गर्थौ भने र यी सबै आफ्नो सम्पूर्ण हृदय र सम्पूर्ण प्राणले परमप्रभु तिमीहरूको परमेश्वरलाई तिमीहरूले आज्ञा पालन गर्नेछौ। यी सबै राम्रा राम्रा चीजहरू तिमीहरूले पाउनेछौ तर परमप्रभु तिमीहरूको परमेश्वरले जे भन्नु भएको छ त्यो तिमीहरूले मान्नुपर्छ।

जीवन र मृत्यु

11 “आदेश जो म तिमीहरूलाई आज दिँदैछु त्यो पालनगर्न नअपठ्यारो छ न टाढा नै छ।

12 यो आदेश स्वर्गमा छैन तब तिमीहरूले भन्न सएछौ, ‘हाम्रो निम्ति को स्वर्ग जानेछ र त्यो लिएर आउनेछ? अनि हामी सुन्नु र गर्नु सएछौ।’

13 यो आदेश समुद्रको अर्को किनारमा छैन तब हामी भन्न सएछौ, ‘हाम्रो निम्ति समुद्र पार गरेर को जानेछ र त्यो लिएर आउनेछ? अनि हामीले सुन्न र गर्न सपने हुन्छौ।’

14 होइन, त्यो शब्द तिमीहरूको अत्यन्तै नजिकै छ, त्यो तिमीहरूले पालन गर्न सएछौ कारण त्यो तिमीहरूको मुखमा छ अनि हृदयमा छ।

15 “आज मैले तिमीहरूलाई राम्रो र नराम्रो अनि जीवन र मृत्यु रोज्न दिएको छु।

16 म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्ने, उहाँको विधि तथा नियमहरू अनुसरण गर्ने आदेश दिन्छु। परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमि आफ्नो बनाउनको निम्ति प्रवेश गरिरहेका छौ त्यहाँ परमप्रभुले आशिष दिनु हुनेछ र त्यहाँ तिमीहरू बसो-बास गर्नेछौ अनि तिमीहरूका सन्तान फिजिनेछन्।

17 तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ अनि अटेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्थौ भने,

18 तब तिमीहरू ध्वंस हुनेछौ। म तिमीहरूलाई चेताउनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्थौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ।

19 “आज मैले तिमीहरूलाई स्वर्ग र पृथ्वीलाई साक्षी राखेर दृढवटा ढुङ्गाहरूबाट एउटा रोज्नु लाउँदैछु। जीवन अथवा मृत्यु रोज्न सएछौ। पहिलो रोजाइ आशीर्वाद ल्याउँछ, अनि अरू रोजाइ सराप यसकारण जीवनलाई रोज। तब तिमी अनि तिमीहरूको नानीहरू बाच्ने छन्।

20 तिमीहरूले परमप्रभु तिमीहरूका परमेस्वरलाई प्रेम गर्ने पछि र उहाँका आज्ञा पालन गर्ने पछि। उहाँलाई कहिले त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनु हुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”

31

यहोश नयाँ नायक

- 1 तब मोशा अधि बढेर यी शब्दहरू इस्राएलका मानिसहरूलाई भने।
- 2 मोशाले तिमीहरूलाई भने, “म अहिले 120 वर्षको भएँ। अब म तिमीहरूको अगुवा हुनु सक्तिनँ। ‘तिमी यर्दन नदी तर्न छैनौं,’ परमप्रभुले मलाई भन्नुभयो।
- 3 परमप्रभु तिमीहरूका परमेस्वर अगुवा हुनुहुनेछ र तिमी अधि ती जातिहरूलाई नष्ट पार्नु हुनेछ अनि तिमीले तिमीहरूको भूमि लिनेछौं। परमप्रभुको प्रतिज्ञा अनुसार यहोशले तिमीहरूलाई पारि लैजान नेतृत्व गर्नेछन्।
- 4 “परमप्रभुले तिमीहरूलाई एमोरीहरूका राजाहरू सीयोन र ओग तथा तिमीहरूको भूमिलाई ध्वंश पार्दा जसो गर्नु भएको थियो तिमीहरूलाई पनि त्यस्तै गर्नुहुन्छ।
- 5 ती जातिहरूलाई परास्त पार्न परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ तर मैले आज्ञा दिए जस्तै तिमीहरूलाई प्रत्येक कुरो गर्नु पर्छ।
- 6 शक्तिशाली र साहसी बन। तिमीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेस्वर तिमीहरूसँगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।”
- 7 तब मोशाले यहोशलाई भने, “बलियो र साहसी होऊ, तिमीले यिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा नेतृत्व गर्नेछौं। मोशाले यहोशलाई भन्दा सबै मानिसहरूले हेरे। इस्राएलका मानिसहरूलाई तिमीहरूको भूमि आफ्नो गराउनुमा सहायता गर्नेछौं।
- 8 परमप्रभु तिमीसँगै बसेर तिमीलाई नेतृत्व गर्नु हुनेछ। चिन्ता नगर उहाँले तिमीहरूलाई छोड्नु हुँदैन, नडराऊ।”

मोशाले व्यवस्था लेख्नुहुन्छ

- 9 तब मोशाले व्यवस्थाको पुस्तक लेखे र पूजाहारीहरूलाई दिए। पूजाहारीहरू लेवी कुल समूहका हुन। तिमीहरूको काम परमप्रभुको करारको सन्दूक बोएप्नु हो। मोशाले त्यो व्यवस्था इस्राएलका सबै बृद्ध-प्रधानहरूलाई पनि दिए।
- 10 त्यस पछि मोशाले ती बृद्ध-प्रधानहरूलाई भने, “प्रत्येक सातवर्षको अवधिको अन्तमा यी शिक्षाहरू प्रत्येक आश्रयको उत्सवको दिन स्वतन्त्रताको वर्षमा पढ।
- 11 त्यस बेला परमप्रभु तिमीहरूका परमेस्वरले रोज्नु भएको ठाउँमा सबै इस्राएली मानिसहरू भेट-घाटको निम्ति आउँछन् तब सबैले सुन्ने गरी यी व्यवस्था पढ्नु पर्छ।
- 12 पुरुष, स्त्रीहरू, साना-साना नानीहरू र तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूलाई एकसाथ भेला गर। तिमीहरूले व्यवस्था सुनेर परमप्रभु तिमीहरूका परमेस्वरलाई आदर गर्नु सिकनेछन् अनि उपदेशमा भनिएको सबै कुराहरू गर्नु सक्षम हुनेछन्।
- 13 यदि तिमीहरूका सन्तानहरूले व्यवस्थाको शिक्षाहरू जान्दैनन् भने तिमीहरूले उपदेशहरू सुन्नेछन् र परमप्रभु तिमीहरूका परमेस्वरलाई आदर गर्न सिकनेछन्। जबसम्म तिमीहरू आफ्नो देशमा बाँच्नेछौ तबसम्म तिमीहरूले उहाँको आदर गर्नेछन्। तिमीहरू चाँडै यर्दन तर्नेछौं अनि भूमि आफ्नो निम्ति ग्रहण गर्नेछौं।”

परमप्रभुले मोशा र यहोशलाई बोलाउनु हुन्छ

- 14 परमप्रभुले मोशालाई भन्नुभयो, “हेर, तिप्रो मृत्यु नजिकै आएको छ। यहोशलाई ल्याऊ अनि भेट हुने पालमा आऊ। म यहोशलाई उसले गर्नु पर्ने कार्यहरू बारे बताउनेछु।” यसकारण मोशा र यहोश भेट हुने पालमा गए।
- 15 परमप्रभु लामो बादलको खामोमा देखा पर्नु भयो। त्यो लामो खम्बा प्रवेशद्वारमा खडा थियो।
- 16 परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौं। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिमीहरूले प्रवेश गर्दै गरेको भूमिका झट्टा देवताहरूलाई पूज्नेछन्। तिमीहरूसित मैले गरेको करार मान्ने छैनन्।
- 17 त्यस समय म तिमीहरूसित अत्यन्तै क्रोधित हुनेछु र तिमीहरूलाई छोडी दिनेछु र तिमीहरूलाई सहायता गर्नेछैन र तिमीहरू ध्वंश हुनेछन्। तिमीहरूमाथि नाथा प्रकारका आपत र विपदहरू ल्याउनेछु र त्यस दिन तिमीहरूले भन्नेछन्, ‘हाम्रा परमेस्वर हामीसँग नभएकोहुनाले नै यस्तो आपत र विपतिहरू आइलागेको हो?’
- 18 तिमीहरूले मलाई छोडेर अरू देवताहरू पूज्ने जस्तो अनिष्ट कार्यहरू गरेको निम्ति म तिमीहरूलाई सहायता गर्न अस्वीकार गर्छु।
- 19 “यसकारण अब तिमीहरूको निम्ति यो गीत लेख अनि सबै इस्राएलीहरूलाई गीत गाउन सिकाऊ जसले गर्दा यो गीत इस्राएलीहरूको विस्मृता अनि मेरो पक्षको साक्षी बनेोस।
- 20 जब म तिमीहरूलाई मैले दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेको अनि दूध र मह गरिग्रहेको भूमिमा ल्याउँछु अनि जति सपट्टो खाएर मोटाए पछि मलाई बिर्सिँर अन्य देवताको सेवा तथा पूजा गर्छन्।
- 21 तब धेरै डरलाग्दा कुराहरू तिमीहरूमाथि घट्नेछन् अनि तिमीहरूले धेरै कष्टहरू बेहोर्नु पर्छ। त्यस समयमा पनि तिमीहरूका मानिसहरूले त्यो गीत जान्दछन् र यसले तिमीहरू कति भूल गरिरहेका थिए बुझाउनेछ। मैले अहिलेसम्म तिमीहरूलाई भूमिमा ल्याएको छैन जो म दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ, तर पहिला नै मैले जानिसकेकोछु तिमीहरूले के गर्ने योजना बनाउँदैछन्।”
- 22 यसकारण मोशाले त्यही दिन गीत लेखे अनि इस्राएलका मानिसहरूलाई यो पढाए।
- 23 तब परमप्रभुले नूनका छोरो यहोशसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “बलियो र साहसी बन, मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा जान इस्राएलका मानिसहरूलाई नेतृत्व गर, म तिमीसँगै हुनेछु।”

इस्राएलीहरूलाई मोशा चेताउनी दिन्छन्

- 24 यी सबै व्यवस्था वचन मोशाले एउटा पुस्तकमा लेखे। जब तिनले लेखिसके,
- 25 तिनले लेवीहरूलाई आज्ञा दिए। (यी मानिसहरू परमप्रभुका करारको सन्दूक बोएछन्।) मोशाले भने,
- 26 “व्यवस्थाको यो पुस्तक ल्याऊ अनि परमप्रभु तिमीहरूका परमेस्वरका करारको सन्दूकको छेउमा राख। तब यो तिमीहरूको विस्मृता साक्षीको रूपमा हुनेछ।
- 27 म जान्दछु तिमीहरू अटेरी गर्नेछौं।

28 तिमीहरूका कुल समूहका सबै अगुवाहरू र बढा-प्रधानहरूलाई लिएर आऊ। म तिनीहरूलाई यी सबै कुराहरू बताउनेछु अनि पृथ्वी र स्वर्गलाई तिमीहरूको विस्मृता साक्षी बस्न लगाउने छु।

29 म चाहन्छु मेरो मृत्युपछि तिमीहरू दृष्ट हुनेछौ। मैले अनुसरण गर्नु भनी बताएको बाटोबाट तिमीहरू पर सनें छौ। भविष्यमा तिमीहरूको निम्ति नराम्रो आइलाग्नेछ। किन? किनभने परमप्रभुले नराम्रो भन्नु भएका कुराहरू तिमीहरू गर्न चाहन्छौ। किनभने तिमीहरू नराम्रो कुराहरू गर्छौ।”

मोशाको स्तुति गीत

30 तब मोशाले इस्राएलका सबै मानिसहरूलाई यो सम्पूर्ण गीत सक्जेलसम्म सुनाए।

32

1 “हे आकाश! सुन, म बोल्नेछु, हे पृथ्वी!

मेरो मुखको वचनहरू सुन।

2 मेरा शिक्षाहरू झरी झै पर्नेछन्।

भईमा खस्रे तुषारो

जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी

जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झै पर्नेछन्।

3 किनभने म परमप्रभुको नाउँ घोषणा गर्छु, हाम्रा परमेश्वरको महानताको प्रशंसा गर।

4 “उहाँ चट्टान हुनुहुन्छ कारण

उहाँका बाटाहरू सही छन्,

परमेश्वर सत्य र विश्वास योग्य हुनुहुन्छ।

उहाँ असल

र इमानदार हुनुहुन्छ।

5 अनि तिमीहरू उहाँका असली बाल-बच्चाहरू होइनौ,

तिमीहरूको पापले उहाँलाई धमिल्याउनेछ,

कारण तिमीहरू धूर्त झटा छौ।

6 के परमप्रभुले तिमीहरूको निम्ति गरेकोमा कृतज्ञता त्यसरी व्यक्त गर्नु पर्छ?

होइन, तिमीहरू मूर्ख र बुद्धिहीन हौ।

परमप्रभु तिमीहरूका पिता हुनुहुन्छ।

उहाँले तिमीहरूको सृष्टि गर्नुभयो।

उहाँ तिमीहरूका सृष्टिकर्ता हुनुहुन्छ।

उहाँले तिमीलाई समर्थन गर्नुहुन्छ।

7 “उहिले नै के भएको थियो सम्झना गर,

धेरै-धेरै वर्षअघि भएका कुराहरू सम्झना गर।

तिमीहरूका पितालाई सोध

तिमीहरूको अगुवाहरूलाई सोध, तिनीहरूले भन्नेछन्।

8 सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो।

परमेश्वरले ती मानिसहरूको निम्ति सीमाना छुट्याउनु भयो, जति स्वर्गदूतहरू थिए उहाँले त्यति जातिको सृष्टि गर्नु भयो।

9 परमप्रभुको निज हिस्सा उहाँका

मानिसहरू हुन् या कुब परमप्रभुका हुन्।

10 “परमप्रभुले याकुबलाई बीरानो

अनि बतासले भरिएको मस्भूमिमा भेटनुभयो।

परमप्रभुले हेर्नको निम्ति याकुबलाई घेर्नु भयो।

उहाँले उसलाई आफ्नो आँखाको नानीलाई झै जोगाउनु भयो।

11 इस्राएलको निम्ति परमप्रभु गरूड झै हुनु हुन्थ्यो।

गरूडले उड्नु सिकाउनको निम्ति गुँडबाट बच्चाहरूलाई घँचेरेर निकाल्छ,

सुरक्षाको निम्ति ऊ आफ्ना बच्चाहरू सँगै उड्छे।

उसले बच्चाहरूलाई खसुबाट जोगाउन आफ्नो पंखेटा फिजाउँछे।

अनि उसले रक्षण गर्न को निम्ति सुरक्षित ठाउँमा लिएर जान्छे।

परमप्रभु त्यस्तै हुनुहुन्छ।

12 कुनै अरु विदेशी देवताहरूले उसलाई सहायता गरेनन्

परमप्रभु एलैले याकुबको नेतृत्व गर्नु भयो।

13 परमप्रभुले याकुबलाई पहाडी देशलाई कब्जा गर्न लानु भयो

अनि याकुबले खेतको उब्जनी लगे।

परमप्रभुले उसलाई पहराको मह दिनुभयो,

अनि भद्राक्षको तेल चट्टानबाट निकालेर बनाउनु भयो।

14 परमप्रभुले इस्राएललाई गाई-गोरूको बथानबाट

र भेडाहरूको बगालबाट घीऊ र दूध दिनु भयो;

उहाँले इस्राएललाई मोटा-मोटा थुमाहरू र बाख्राहरू बथानका असल भेडाहरू र अति असल गहुँ दिनुभयो।

इस्राएली तिमीहरूले दाखको रातो रस पियो।

- 15 “तर यशस्न मोटाए अनि गोस्ले झै लात हाने।
(हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पृष्ठ भयो।)
तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागो,
अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।
- 16 परमप्रभुको मानिसहरूले उहाँलाई ईर्ष्यालु बनाए तिनीहरूले अरू देवताहरूको पूजा गरे।
तिनीहरूले ती भयानक मूर्तिहरू पूजेर परमेश्वरलाई रीस उठाए।
- 17 तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए।
त्यो तिनीहरूले जान्दैन थिए,
ती नयाँ देवताहरू तिमीहरूको पिता-पुर्खाहरूले जान्दैन थिए।
- 18 जसले तिमीलाई बनायो, त्यस चट्टानलाई तिमीले छोड्यौं
तिमीले ती परमेश्वरलाई बिर्सियो जसले तिमीलाई जन्म दित्तु भयो।
- 19 “परमप्रभुले यो देखेर तिनीहरूसित निराश हुनु भयो।
उहाँका आफ्नै छोरा-छोरीहरूले उहाँलाई रीस उठाए।
- 20 यसकारण परमप्रभुले भन्नुभयो,
‘म तिनीहरूलाई त्याग गर्नेछु
तब हेरौं के हुन्छ!
तिनीहरू विद्रोही मानिसहरू हुन्।
तिनीहरू नानीहरू जस्तै छन् जसले आफ्नो पाठ सिकदैन।
- 21 तिनीहरूले मलाई मूर्तिहरूद्वारा ईर्ष्यालु बनाए जो ईश्वरहरू होइनन्
तिनीहरूले मलाई मूल्यहीन मूर्तिहरूसित रिसाउने बनाए।
म तिनीहरूलाई मानिसहरूसित रिसाउने बनाउनेछु जो साँचो राष्ट्र होइनन्।
म तिनीहरूलाई मूर्ध जातिको मानिससित रिसाउने बनाउनेछु।
- 22 मेरो रीस आगो जस्तै बल्नेछ।
चिहानको तल्लो सतहसम्म बलेर।
पृथ्वी अनि यसका अरू चिज नष्ट
गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु।
- 23 “ ‘म इस्राएलीहरूमाथि विपत्ति ल्याउनेछु,
म तिनीहरू माथि आफ्ना सबै वाण चलाउनेछु।
- 24 तिनीहरू भोकले, दुर्बल हुनेछन्
अनि भयङ्कर रोगहरूले तिनीहरूलाई नष्ट पार्नेछन्।
तिनीहरूको विरोधमा म जङ्गली जनावर पठाउनेछु।
विषालु साँपहरू र छेपाराहरूले तिनीहरूलाई टोपने छन्।
- 25 बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्।
तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्।
सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्।
तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरूलाई मार्नेछन्।
- 26 “ ‘मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचेँ।
यस कारण म मानिसहरूको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु।
- 27 तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्।
शत्रुहरूले बुझ्ने छैनन्।
तिनीहरू सेखी गर्नेछन् अनि भन्नेछन्,
“परमप्रभुले इस्राएललाई नष्ट गर्नुभएन
हामीले हाम्रो शक्तिले जित्यौं।” ’
- 28 “इस्राएलका मानिसहरू मूर्ख छन्,
तिनीहरूले केही बुझ्दैनन्।
- 29 यदि तिनीहरू ज्ञानी भए
तिनीहरूले बुझ्ने थिए,
तिनीहरूले जान्ने थिए तिनीहरूलाई के हुनेछ।
- 30 के एकजना मानिसले 1,000 मानिसहरूलाई लखेट्न सएछ?
के दुईजना मानिसहरूले 10,000 मानिसहरूलाई लखेट्न सकछन्?
यो तब मात्र हुनेछ यदि परमप्रभुले तिनीहरूलाई शत्रुको हातमा सम्पित्तु हुन्छ।
यो तब मात्र हुनेछ यदि तिनीहरूको चट्टान (परमेश्वरले) तिनीहरूलाई कमारा जस्तै बेच्नु हुन्छ।
- 31 हाम्रा शत्रुहरूको ‘चट्टान’ हाम्रो चट्टान (परमप्रभु) जस्तो शक्तिशाली छैन
शत्रुहरूलाई पनि यो थाहा छ।
- 32 सदोम र गमोरा जस्तै तिनीहरूको अङ्गुरको लहरा र खेती नष्ट हुनेछ।
तिनीहरूको अङ्गुर विष जस्तै तीतो हुनेछ।

33 तिनीहरूको दाखरस साँपको विष झै छ।

34 “परमप्रभु भन्नुहुन्छ,
‘म त्यस दण्डलाई साँच्दछु।

मैले यसलाई मेरो भण्डारमा जम्मा गरेको छु।

35 तिनीहरूले गरेको नराफ्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु।
तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु जब तिनीहरू चिप्लन्छन् र नराफ्रो कार्यहरू गर्छन्।

तिनीहरूको निम्ति कष्टको समय नजिकै छ।
तिनीहरूको दण्ड चाँडै आउनेछ।’

36 “परमप्रभुले आफ्नो मानिसहरूको न्याय गर्नुहुनेछ।
तिनीहरू उहाँका सेवकहरू हुन् अनि उहाँ तिनीहरू प्रति दया देखाउनु हुन्छ।

उहाँले तिनीहरू शक्तिहीन भएको थाहा पाउनु हुनेछ।
कमारा-कमारीहरू र मुक्त मानिसहरू पनि
असाहाय भएको उहाँले थाहा पाउनु हुनेछ।

37 तब परमप्रभुले भन्नु हुनेछ,
‘झूटा देवताहरू कहाँ छन्?
त्यो “चटान” कहाँ छ शरण गर्न तिमीहरू दगुरेका थियौं?

38 ती झूटा देवताहरूले तिमीहरूको बलिको बोसो खाए
अनि तिनीहरूले चढाएको अर्धका दाखरस पिए।

यसकारण तिनीहरू उठ्न तिमीहरूको सहायता गर्स्न्
तब तिमीहरूको रक्षा गर्स्न्।

39 “ ‘अब हेर, म एक मात्र म नै परमेश्वर हँ।
कतै अस् ईश्वर छैन।

म नै मानिसलाई मार्दछु
अनि मानिसहरूलाई जीवित पार्दछु

म मानिसहरूलाई चोट पुर्याउन सकछु
अनि तिनीहरूलाई निको पार्न सकछु।

कसैले मानिसलाई मेरा शक्तिबाट बचाउनुन सकदैन।
40 म स्वर्गतिर हात उठाउँछु अनि यो कसम खान्छु।

म सधै निश्चित हुन्छु
यी कुराहरू हुनेछन्।

41 म प्रतिज्ञा गर्छु,
म मेरो चम्किने तरवार उधाउँनेछु,
मेरा शत्रुहरूलाई दण्ड दिन यसको प्रयोग गर्नेछु।
म तिनीहरूलाई तिनीहरूको कर्म अनुसार दण्ड दिनेछु।

42 मेरा शत्रुहरू मारिनेछन् अनि बन्दी हुन्छन्।
मेरो काँडहरू तिनीहरूको रगतले रंगिने छन्।
मेरो तरवारले तिनीहरूका सैनिकहरूका शिर काट्नेछ।’

43 “सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ।
किनभने उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ, उहाँले मानिसहरूलाई दण्ड दिनु हुनेछ जसले आफ्ना सेवकहरूलाई मार्छन्।
उहाँले शत्रुहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ।
अनि उहाँले आफ्नो भूमि र मानिसहरूलाई शृद्ध बनाउनु हुनेछ।”

मोशाले मानिसहरूलाई आफ्नो गीत सिकाउँछन्

44 मोशा र नूनको छोरो यहोशू आए अनि इभ्राएलका मानिसहरूले सुन्नु भनी यस गीतका शब्दहरू गाए।

45 जब मोशाले मानिसहरूलाई यो वचनहरू दिई सके,

46 तब उनले भने, “तिमीहरूले निश्चय गर्नु पर्छ आज मैले बताएका सबै आज्ञाहरू तिमीहरू सम्झना राख्छौ र यस व्यवस्थामा रहेका आज्ञाहरू
तिनीहरूले पालन गर्ने पर्छ भनी आफ्ना छोरा-छोरीहरूलाई बताउँनेछौ।

47 नसोच यी उपदेशहरू महत्वहीन छन् ती तिमीहरूको जीवन हुन्। यी शिक्षाहरूद्वारा तिमीहरू यर्दन नदी पारिको देश जुन देशमा तिमीहरू बस्न
जान तयार छौ त्यहाँ धेरै समयसम्म बस्न सार्छौ।”

मोशा नबो डाँडामा

48 त्यही दिन परमप्रभुले मोशासित बोल्नु भयो। परमप्रभुले भन्नुभयो,

49 “अबारीम पहाडमा जाऊ। मोआब देशमा नबो पर्वतमा जाऊ जो यर्दन नदीपारि यरीहो शहर छ। तब तिमीले त्यो कनान देशलाई देख्न सार्छौ
जुन देश म इब्राएलीहरूलाई बस्न दिँदछु।

50 तिमी त्यही पर्वतमाथि मर्नेछौ। तिमी पनि त्यसरी नै आफ्नो मानिसहरूसित मिल्नेछौ जसरी तिम्ना दाज्यू हारुन होर पर्वतमा मेरेर आफ्नो
मानिसहरूसित मिले।

51 किन? किनभने जब तिमी सीनको मस्भूमिमा कादेशको नजिक मरीबा पानीमा थियो तब तिमी दुवैले मेरो विरुद्ध झग्यालीहरूको अघि पाप गरेको थियो। तिमिले मेरो सम्मान गरेनौं अनि 'म पवित्र हूँ', भनी मानिसहरूलाई बुझाएनौं।

52 यस कारण अब मैले झग्यालका मानिसहरूलाई दिँदै गरेको भूमि तिमिले हेर्न सपछौं तर त्यहाँ पस सपदैनौं।”

33

मोशाले मानिसहरूलाई आशीर्वाद दिन्छन्

1 परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि झग्यालका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो।

2 मोशाले भने,

“परमप्रभु सीनैबाट आउनुभयो,

परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो।

उहाँ पारान डोंडामा ज्योति झैं चम्कनुभयो।

परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो।

परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।

3 हो, परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुहुन्छ,

उहाँका सबै पवित्र मानिसहरू उहाँको अधीनमा छन्।

तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्नेछन् उहाँको शिक्षाहरू सिकेर, उहाँको अनुसरण गर्नेछन्।

4 मोशाले हामीलाई व्यवस्था दिए।

ती शिक्षाहरू याकुबका मानिसहरूको निम्ति हुन्।

5 त्यस समयमा, झग्यालका मानिसहरू

र तिनीहरूका बुढा-प्रधानहरू सँगै भेला भए

अनि परमप्रभु यश्रूनका राजा हुनुभयो।

स्बेनको आशीर्वाद

6 “स्बेन जीवित रहनु, र नमरोस्,

तर त्यहाँ उनको कुलमा मात्र केही मानिसहरू रहन्।”

यहदाको आशीर्वाद

7 मोशाले यहदाको विषयमा यी कुराहरू भने:

“परमप्रभु! यहदाको अगुवालालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ।

उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्,

उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नु।”

लेवीको आशीर्वाद

8 मोशाले लेवीहरूको विषयमा यी कुराहरू भने:

“लेवी तपाईंको सौँचो चेला हो।

उसले तुम्मीम र जरीम राख्छ।

तपाईंले मसामा लेवीको मानिसहरूको परीक्षा लिनु भएको थियो।

मरीबको पानीमा तपाईंले प्रमाण गर्नु भएको थियो लेवीहरू तपाईंका हुन्।

9 आमा-बाबुको विषयमा लेवीले भने,

‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’

उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन

आफ्नो बाल-बच्चाहरू चिनेन।

तर उसले तपाईंका आज्ञाहरू पालन गरे,

तपाईंको करार माने।

10 तिनीहरूले याकुबलाई तपाईंका आदेशहरू सिकाउनेछन्,

तिनीहरूले झग्याललाई तपाईंका व्यवस्था सिकाउनेछन्।

तपाईंअघि तिनीहरूले सुगन्धित धूप बाल्नेछन्,

तपाईंको वेदीमा होमबलि चढाउनेछन्।”

11 “परमप्रभु लेवीका वस्तुहरूलाई आशीर्वाद दिनु होस्।

उसले गरेका कुराहरू ग्रहण गर्नु होस्।

उसमाथि जाइलाग्नेहरूलाई ध्वंश पार्नु होस्, पराजित पार्नु होस्।

उसका शत्रुहरूलाई जसले गर्दा तिनीहरूले फेरि कहिल्यै आक्रमण गर्ने छैनन्।”

बिन्यामीनको आशीर्वाद

12 मोशाले बिन्यामीनको विषयमा यी कुरा भने:

“बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ।

बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ।

परमप्रभुले उसलाई सधैं रक्षा गर्नुहुन्छ।

अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।”

यूसुफको आशीर्वाद

13 मोशाले यूसुफ विषयमा यसो भने:

“परमप्रभुले उसको भूमिमा

आशिष दिऊन माथि आकाश

र तल पृथ्वीबाट परमप्रभु पानी पठाउनु होस्।

14 घामले उत्तम फल उसैलाई देओस्।

चन्द्रमाले दिएको उत्तम फल उसैलाई होस्।

15 पहाड प्राचीन पर्वतहरूले

उत्तम फल तिनीहरूलाई उब्जाऊन।

16 पृथ्वीले उब्जाउने उत्तम चीजहरू उसैलाई देओस्।

यूसुफलाई उसको दाज्यू-भाइहरूबाट अलग गराइएको थियो।

यसकारण पोश्रामा बल्दै गरेका परमप्रभुले यूसुफलाई आफ्नोमा भएका सम्पूर्ण उत्तम चीजहरू दिऊन।

17 यूसुफ शक्तिशाली सौँढे जस्तै हो।

उसका दुई छोराहरू सौँढिका सींगहरू जस्तै छन्।

तिनीहरूले राष्ट्रहरूमाथि आक्रमण गर्नेछन्

अनि पृथ्वीको छेऊहरूसम्म धकेल्ने छन्।

हो मनशशेसित हजार मानिसहरू छन्

अनि एप्रमसित दश हजार मानिसहरू छन्।”

जबूलून र इसाकारको आशीर्वाद

18 जबूलूनको विषयमा मोशाले भने:

“ए जबूलून, खुरी होऊ, जब बाहिर जान्छौ,

अनि इसाकार आफ्नो घरमा पालभित्र हँषित होऊ।

19 तिनीहरूले मानिसहरूलाई पहाडमा बोलाउने छन्,

त्यहाँ तिनीहरूले उत्तम बलिहरू चढाउनेछन्।

तिनीहरूले सागरबाट ऐश्वर्य

अनि सागरको किनारबाट सम्पत्ति भेट्नेछन्।”

गादको आशीर्वाद

20 गादको विषयमा मोशाले भने:

“परमप्रभुको प्रशंसा गर जसले गादलाई धेरै भूमि दिनु भयो!

गाद सिंह जस्तै छन्, उनी लमतन पर्छन् र पर्खन्छन्।

तब आक्रमण गर्छन् अनि जन्तुहरूलाई टुक्रा-टुक्रा पाउँछन्।

21 उनले आफ्नो निम्ति सबभन्दा असल अंश छान्छन्।

उनले राजाको भाग नै लैजान्छन्।

उनीकहाँ मानिसहरूका अर्वाहरू आउँछन्।

परमप्रभुले बताउनु भएको असल कार्यहरू उनी गर्छन्।

उनी इस्राएलका मानिसहरूका लागि के राम्रो हुन्छ त्यही गर्छन्।”

दानको आशीर्वाद

22 दानको विषयमा मोशाले भने:

“दान सिंहको छोरो हो

जून बाशानबाट उफ्रिन्छ।”

नमालीको आशीर्वाद

23 नमालीको विषयमा मोशाले भने:

“नमाली, तिमीले धेरै राम्रो चीजहरू पाउनेछौ।

परमप्रभुले सौँच्चै नै तिमीलाई आशिष दिनु हुनेछ।

तिमीहरूले गालील झिलको भूमि भेट्ने छौ।”

आशेरको आशीर्वाद

24 मोशाले आशेरको विषयमा यसो भने:

“छोराहरूमध्ये आशेर सबैभन्दा बढी आशीर्वाद पाउने हो।

ऊ आफ्ना दाज्यू-भाइहरूको खब्रै प्यारो होस्।

अनि उसले आफ्नो गोडाहरू तेलले धुन सकोस्।

25 तिप्रो ढोकामा फलाम र काँसाका तालाहरू लाग्नेछन्।

तिमी जीवनभरि शक्तिशाली रहनेछौ।”

- मोशा परमेश्वरको प्रशंसा गर्छन्
 26 “यशस्नमा जस्ता परमेश्वर अरू कोही छैन।
 परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर
 आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढनुहुन्छ।
 27 परमेश्वर सधैं बाँच्नु हुन्छ।
 उहाँ तिमी सुरक्षित ठाउँ हुनुहुन्छ।
 परमेश्वरको क्षमता सधैंका लागि रहन्छ।
 उहाँ तिमीहरूको रक्षा गर्नु हुँदछ।
 परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेदु हुनेछ।
 उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंस पार।’
 28 यसकारण इस्राएल सुरक्षित रहनेछन्
 अनि याकूबको इनार तिनीहरूको हुनेछ।
 तिनीहरू अनन र दाखरसको भूमि पाउनेछन्
 अनि त्यस भूमिमा प्रशस्त पानी पर्नेछ।
 29 हे इस्राएल! तिमीले आशीर्वाद पाएका छौ,
 अरू कुनै जाति तिमी जस्तो छैन।
 परमप्रभुले तिमीलाई जोगाउनु भयो।
 परमप्रभु तिमीलाई सुरक्षित राख्ने बलियो ढाल जस्तो हुनु हुन्छ।
 परमप्रभु शक्तिशाली तरवार जस्तो हुनु हुन्छ।
 तिम्रा शत्रुहरू तिमीसँग डराएका हुनेछन्
 अनि तिमीले तिनीहरूका पवित्रस्थानहरू कुल्चिने छौ।”

34

मोशाको मृत्यु

- 1 मोशा नेबो पर्वतमा चढे। मोशा मोआबमा यर्दन बेसी भएर पस्मा पर्वतको टाकुरामा गए। यो यरीहोदेखि यर्दन नदी पारि हो। परमप्रभुले मोशालाई गिलादेदेखि दानसम्मको सबै भूमि देखाउनु भयो।
 - 2 नमाली, एषैम र मनश्शेको सबै भूमि, भूमध्य सागरसम्मको यहदाको भूमि,
 - 3 नेगेब दक्षिण भाग र खजूरका रुखहरू भएको शहर यरीहो मैदानबाट सोअरसम्म देखाउनु भयो।
 - 4 तब परमप्रभुले मोशालाई भन्नुभयो, “यही भूमि हो मैले अब्राहाम, इसाहक अनि याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूको भावी सन्तानलाई दिन्छु भनेको थिएँ। तिमीलाई मैले यी भूमि आफ्नै आँखाले हेर्न दिएँ तर तिमी त्यहाँ जान पाउने छैनौ।”
 - 5 तब परमप्रभुले भन्नु भए जस्तै परमप्रभुका दास मोशा मोआब देशमा मरे।
 - 6 परमप्रभुले बेत पोर पारि मोआबको भूमिमा मोशालाई गाडनु भयो, तर आजसम्म कसैले मोशाको चिहान कहाँ छ जान्न सकेको छैन।
 - 7 मोशा 120 वर्षको उमेरमा मरे पनि तिनका आँखाँ अझै राम्रा थिए, तिनी अझै पनि पहिले जस्तै बलियै थिए।
 - 8 इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्म विलाप गरे। तिनीहरू मोआबको यर्दन बेसीमा शोकको समय पूरा नहुञ्जेलसम्म बसे।
- यहोश नयाँ अगुवा हुन्छन्
- 9 मोशाले यहोशमाथि आफ्नो हात राखेका थिए अनि उनलाई नयाँ अगुवा नियुक्त गरे। तब नूनका छोरा यहोश बुद्धिको आत्माले भरिए। यसकारण यहोशले भनेको इस्राएलीहरूले मान्न थाले परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरू तिनीहरूले पालन गरे।
 - 10 इस्राएलमा मोशा जस्तो अर्को अगमवक्ता थिएनन्, तिनलाई परमप्रभुले मुखामुख चिन्नु भएको थियो।
 - 11 मोशालाई परमप्रभुले मिश्रको भूमिमा आश्चर्य चिन्ह र महान कार्यहरू गर्नु पठाउनु भएको थियो। फिरऊन तिनका अगुवाहरू र मिश्र देशका सबै मानिसहरूले ती अचम्मका कामहरू देखे।
 - 12 अरू कुनै अगमवक्ताले मोशाले झैं महान भयानक कामहरू तथा आश्चर्य कार्य गरेको छैनन्। उनले जे गरे ती सब इस्राएलका सबै मानिसहरूले देखे।

यहोशूको पुस्तक

परमेश्वरले यहोशूलाई इस्राएलको अगुवाई गर्नका निम्ति चुन्नुहुन्छ

1 मोशा परमप्रभुका दास थिए। ननका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो,

2 “मेरो दास मोशाको मृत्यु भयो। अब तिमी अनि यी मानिसहरू यर्दन नदी पार गरी जानु पर्छ। तिमीहरू त्यो भूमिमा अवश्यै जानु पर्छ जुन चाहि तिमीहरू इस्राएलका मानिसहरूलाई दिँदछु।

3 मैले मोशालाई प्रतिज्ञा दिएको थिए कि म यो भूमि तँलाई दिनेछु। यसर्थ तँ जहाँ कहीं जानेछस् म तँलाई त्यो भूमि दिनेछु।

4 हितीहरूको सम्पूर्ण भूमि, मरुभूमि अनि लबानोनदेखि महानदी यूफ्रेटिसम्म तिमीहरूको हुने छ। अनि यहाँ देखि पश्चिमको भूमध्यसागर (त्यो स्थान जहाँ सूर्य अस्त हुन्छ) सम्मका समस्त भूमि तेरो सीमाना भित्र हुनेछ।

5 कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन।

6 “यहोशू, तँ दृढ अनि साहसी हुनुपर्छ। तैले यी मानिसहरूको अगुवाइ गर्नुपर्छ जसद्वारा तिनीहरूले आफ्ना भूमि लिन सक्नु। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिएको थिएँ कि म तिनीहरूलाई यो भूमि दिनेछु।

7 तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैलेउसको उपदेशहरू दाहिने देखे नफर्कीकन अनुसरण गरिस भने तैले गरेका सबै काममा तँ सफल हुनेछस्।

8 त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख। दिन-रात त्यस पुस्तकको अध्ययन गर। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैले यसो गरिस भने तँ ज्ञानी बन्ने छस् अनि तैलेजे कुरा गर्छस् त्यसमा सफल हुने छस्।

9 याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कहीं गएता पनि तेरो साथ रहनु हुनेछ।”

यहोशूले आदेश दिन्छन्

10 यसकारण यहोशूले मानिसहरूका अगुवाहरूलाई आदेश दिए, उसले भने,

11 “छाउनी भए जाऊ अनि मानिसहरूलाई तयार हुनु भन। मानिसहरूलाई भन, ‘केही खाद्य पदार्थ तयार गर। अहिले देखि तीन दिनमा हामी यर्दन नदी पारी जानेछौं। परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुहुँदै गरेको भूमि अधिकार गर्न हामी जानेछौं।”

12 तब यहोशू रुबेन, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहसित बात गरे, यहोशूले भने,

13 “याद गर परमप्रभुका दास मोशाले तिमीहरूलाई के भनेका थिए। उनले तिमीलाई भनेका थिए, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा विश्राम गर्ने भूमि दिनुभएको छ, परमप्रभुले यो भूमि तिमीहरूलाई दिनुभएको हो।

14 वास्तवमा, परमप्रभुले तिमीहरूलाई यर्दन नदीको पूर्व तर्फको यो भूमि दिइसक्नु भएकोछ। यो भूमिमा तिमीहरूका पत्नीहरू, अनि छोरा-छोरीहरू तिमीहरूका पशु प्राणीहरू समेत बस्न सक्नेछौं। तर तिमीहरूका योद्धा मानिसहरू तिमीहरूका दाज्यू-भाइहरूसित यर्दन नदी पार गरी जानुपर्छ। तिमीहरू युद्धका निम्ति तयार हुनुपर्छ अनि तिनीहरूलाई आफ्ना भूमि लिनका निम्ति सहायता गर्नुपर्छ।

15 परमप्रभुले तिमीहरूलाई विश्राम गर्नका निम्ति एक स्थान दिनु भएकोछ। अनि तिम्रा दाज्यू-भाइहरूका निम्ति पनि उहाँले त्यसै गर्नु हुनेछ। तर तिमीहरूले तिनीहरूलाई त्यस बेलासम्म सहायता गर्नु पर्छ, जबसम्म तिनीहरूले त्यो भूमि प्राप्त गर्ने छैनन्। जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई दिनु हुँदैछ। तब तिमीहरूको आफ्नै देश, यर्दन नदीको पूर्व तर्फको देशमा फर्की आउँन सक्छौं। परमप्रभुको दास मोशाले त्यो भूमि तिमीहरूलाई दिनु भएको छ।”

16 तब मानिसहरूले यहोशूलाई उत्तर दिए, “हामीलाई गर्नु भनी जो आज्ञा तपाइले दिनुहुन्छ त्यो हामी गर्नेछौं। तपाइले हामीलाई जहाँ जानु भन्नुहुन्छ हामी जानेछौं।

17 तपाइले हामीलाई जे भने पनि हामी त्यसको पालन गर्नेछौं जसरी हामीले मोशाका आज्ञा पालन गरेका थियौं। हामी परमप्रभुसित एउटा कुराको मात्र याचना गर्न सक्छौं। हामी यो याचना गर्छौं कि परमप्रभु तपाइंको परमेश्वर जसरी उहाँ मोशाका साथ हुनुहुन्थ्यो त्यसरी नै तपाइंको साथ रहनुहुनेछ।

18 तब, यदि कुनै मानिसले तपाइंको आज्ञा पालन गर्न अस्वीकार गर्छ भने अथवा यदि कुनै मानिस तपाइंको विरुद्ध हुन्छ भने, त्यस मानिसलाई मारिने छ। मात्र बलियो अनि साहसी बन्नुहोस्।”

2

यरीहोमा दुई जासस

1 ननका छोरा यहोशू र सबै मानिसहरूले शितीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जाससहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”

यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।

2 कसैले यरीहोका राजालाई भने, “हिजो राती केही मानिसहरू इस्राएलबाट हाम्रो देशको कमजोरी जान्नलाई आएका छन्।”

3 यसकारण यरीहोका राजाले राहाबलाई यो सन्देश पठाए, “तिम्रो घरमा बसे मानिसहरूलाई हामी कहाँ ल्याऊ। तिनीहरू हाम्रो देशको भेद लिन आएका हुन्।”

4 झिल्ले दुई मानिसहरूलाई लुकाई र भनी, “हो दुई मानिस यहाँ आएका थिए, तर मलाई थाहा भएन तिनीहरू कहाँबाट आएका थिए।

5 सँझामा, जब शहरको द्वार बन्द हुने बेला भएको थियो, ती मानिसहरू गए। मलाई थाहा भएन तिनीहरू कहाँ गए। हुनसक्छ यदि तिमीहरू चोँच्चे गयौ भने तिनीहरूलाई पक्रन सक्ने छौं।”

6 (राहाबले ती कुराहरू भनिन्, तर वास्तवमा, तिनले ती मानिसहरूलाई छलमाथि लगेकी थिइन्, अनि तिनले तिनीहरूलाई त्यहाँ थाक पाएर राखेको परालमा लुकाएकी थिइन्।)

7 यसकारण राजाका मानिसहरू शहरबाट बाहिर गए, अनि मानिसहरूले शहर-द्वारहरू बन्द गरे। राजाका मानिसहरूले इम्राएलका ती दुई मानिसहरूलाई खोज्न गए। तिनीहरू यर्दन नदीतर्फ गए अनि ती सबै ठाउँहरू तिर हेरे जहाँ मानिसहरू नदी पार गर्थे।

8 दुई मानिसहरू राती सुत्न तयार थिए। तर राहाब छतमा गइन् अनि तिनीहरूसित बाग गरिन्।

9 राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौं। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्।

10 हामीहरू भयभीत भएका छौं किनभने हामीले सुनेका छौं कि परमप्रभुले तिमीहरूलाई कुन प्रकारले सहायता प्रदान गर्नु भयो। हामीले सुन्यौं कि उहाँले लाल समुद्रको पानी सुकाई दिनु भयो जब तिमीहरू मिश्रदेशबाट बाहिर आयो। तिमीहरूले ती दुई एमोरी राजाहरू सीहोन अनि ओगलाई के गर्थौं, हामीले त्यो पनि सुन्यौं अनि कसरी तिमीहरूले ती दुई राजाहरूलाई जो यर्दन नदीको पूर्वमा बस्दथे विनाश गर्थौं।

11 हामीले ती कुराहरू सुन्यौं अनि हामी अत्यन्त भयभीत भयौं। अनि जब हामी मध्ये कोही पनि यस्तो साहसी मानिस छैन जो तिमीहरूसित युद्ध गर्न सक्नुन। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले माथि स्वर्ग अनि तल पृथ्वीमा शासन गर्नुहुन्छ।

12 यसकारण अब म चाहन्छु कि तिमीहरूले मलाई एक वचन देऊ। म तिमीहरू प्रति दयालु थिएँ अनि तिमीहरूलाई सहायता गरेँ। यसर्थ परमप्रभु समक्ष वचन देऊ कि तिमीहरू मेरो परिवार प्रति दयालु हुनेछौं। कृपया मलाई भन कि तिमीहरू यसो गर्नेछौं।

13 मलाई भन कि तिमीहरूले मेरो परिवारलाई जीवित रहन दिनेछौं। मेरो माता-पिता, दाज्यू-भाइहरू, दिदी बहिनीहरू अनि तिनीहरूका सबै परिवारहरूको लागि वचन देऊ कि तिमीहरूले हामीलाई मृत्युबाट बर्चाउने छौं।”

14 ती मानिसहरू सहमत भएर तिनीहरूले भने, “तिमीहरूको जीवनका निम्ति हामी हाम्रो जीवन दिनेछौं। कसैलाई नभन हामीहरूले के गरिरहेछौं। जब परमप्रभुले हामीलाई हाम्रो देश दिनु हुनेछ, तब हामी तिमी प्रति दयालु रहनेछौं। तिमीले हामीलाई विश्वास गर्न सक्छौं।”

15 त्यो स्त्रीको घर शहरको पर्खालमाथि बनाइएको थियो। यो पर्खालकै एउटा भाग थियो यसकारण त्यो स्त्रीले डोरी प्रयोग गरेर ती मानिसहरूलाई शहरको बाहिर इयालबाट तल झारी दिइन्।

16 तब त्यस स्त्रीले तिनीहरूलाई भनिन्, “पहाडको पश्चिम तिर जाऊ जसमा कि राजाका मानिसहरूले अचानक तिमीहरूलाई भेट्ने छैनन्। त्यहाँ तीन दिन सम्म लुकेर बस। राजाका मानिसहरू फर्केर आएपछि तिमीहरू तिमीहरूको बाटो जान सक्नेछौं।”

17 ती मानिसहरूले तिनलाई भने, “हामीले तिमीसंग प्रतिज्ञा गर्यौं। तर तिमीले हाम्रा आदेशहरू पालन गर्नुपर्छ, नत्र हामीले गरेको प्रतिज्ञा प्रति हामी उत्तरदायी हुने छैनौं।”

18 हामी यो इलाकामा फर्की आउनेछौं। जब हामी यसो गर्छौं, तिमीले यही रातो डोरी तिप्रो इयालबाट तल रहन दिनु पर्छ र तिमीले तिप्रो बाबु, आमा, दाज्यू-भाइहरू, अनि सारा परिवारलाई तिप्रो घरभित्र ल्याउनु पर्छ।

19 हामी यो घरमा रहने प्रत्येक मानिसको सुरक्षा गर्नेछौं। यदि तिप्रो घरमा कसैलाई चोट लाग्यो भने, तब हामी त्यसको जिम्मावार हुनेछौं। तर यदि कुनै मानिस तिप्रो घरको बाहिर जान्छ, तब त्यो मानिसलाई मान्न सकिन्छ। हामी त्यस मानिसका निम्ति उत्तरदायी हुने छैनौं। यो उसको आफ्नै दोष हुनेछ।

20 हामी तिमीसित यो सम्झौता गरिरहेछौं। तर यदि तिमीले कसैलाई हामीले के गर्दछौं सो भन्यौं भने तब हामी यो सम्झौताबाट मुक्त रहनेछौं।”

21 त्यस स्त्रीले जवाफ दिइ, “तिमीहरूले जे भन्यौं म ठीक त्यसै गर्नेछु।” त्यस स्त्रीले बिदाइ गरिन् अनि ती मानिसहरू तिनको घर छाडेर हिंडे। अनि त्यस स्त्रीले रातो डोरी इयालमा बाँधिन्।

22 ती मानिसहरूले तिनको घर छोडे अनि पहाडमा गए। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। राजाका मानिसहरूले बाटो भरिहेरे। तीन दिन पछि, राजाका मानिसहरूले खोजी गर्न छाडि दिए अनि फर्केर शहरतिर गए।

23 त्यसपछि ती दुई मानिस फर्केर यहोशू कहाँ गए। ती मानिसहरूले पहाड छोडे अनि नदी पार गरे। तिनीहरू नूनका छोरा यहोशू कहाँ गए। तिनीहरूले थाहा पाएका प्रत्येक कुराहरू यहोशूलाई भने।

24 तिनीहरूले यहोशूलाई भने, “परमप्रभुले सँच्चै नै सम्पूर्ण देश हामीलाई दिनु भएको छ। त्यस देशका समस्त मानिसहरू हामीसित भयभीत छन्।”

3

यर्दन नदीमा अद्भुत कार्य

1 भोलिपल्ट बिहानै उठे यहोशू अनि इम्राएलका समस्त मानिसहरू अनि शितीम छाडेर हिंडे। तिनीहरूले यर्दन नदी तिर यात्रा गरे, अनि नदी तर्नु अघि छाउनी हालेर बसे।

2 तीन दिन पछि अगुवाहरू छाउनी भएर गए।

3 अगुवाहरूले मानिसहरूलाई आज्ञा दिए। तिनीहरूले भने, “तिमीहरूले पूजाहारी अनि लेवीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरको करारको सन्दूक बोकेका देख्ने छौं त्यसबेला तिमीहरू तिनीहरूको पछि लाग्नु पर्छ।

4 तर धेरै नजिक भएर नपछ्याउनु। तिनीहरूसँग दुई हजार हातको पछि रहनु। तिमीहरू पहिला यहाँ आएका थिएनौ। तर यदि तिमीहरूले तिनीहरूलाई पछ्यायो भने कहाँ जानु पर्ने तिमीहरूले थाहा पाउनेछौं।”

5 त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले स्वयंलाई पवित्र बनाऊ। भोलि परमप्रभुले अद्भुत कुराहरू गर्नका निम्ति तिमीहरूको उपयोग गर्नु हुनेछ।”

6 तब, यहोशूले पूजाहारीहरूलाई भने, “करारको सन्दूक लेऊ अनि मानिसहरूको अघि गएर नदी पारी जाऊ।” यसकारण पूजाहारीहरूले सन्दूक उठाए अनि बोकेर मानिसहरूको अगाडी गए।

7 तब परमप्रभुले यहोशूलाई भन्नु भयो, “आज म तँलाई इम्राएलका समस्त मानिसहरूको नजरमा महान तुल्याउने काम शुरू गर्नेछु। तब मानिसहरूले जान्ने छन् म मोशाको साथमा थिएँ त्यसरी नै तेरो साथमा पनि छु।

8 पूजाहारीहरूले करारको सन्दूक बोक्ने छन्। पूजाहारीहरूलाई भन, “तिमीहरूले यर्दन नदीमा खुट्टा राख्नु पर्छ र पानीमा उभिरनु पर्छ।”

9 तब यहोशूले इम्राएलका मानिसहरूलाई भने, “आऊ, अनि परमप्रभु तिमीहरूका परमेश्वरको वचन सुन।

10 यहाँ प्रमाण छ कि जीवित परमेश्वर सँच्चै तिमीहरूका साथ हुनुहुन्छ। यहाँ प्रमाण छ कि उहाँले सँच्चै नै तिमीहरूका शत्रुहरूलाई परास्त गरिदिनु हुनेछ। उहाँले कनानी, हिती, परिज्जी, गिर्गासी, एमोरी अनि यबूसी मानिसहरूलाई परास्त गर्नुहुने छ, उहाँले तिनीहरूलाई त्यो भूमि छोड्न बाध्य तुल्याउनु हुनेछ।

11 जब तिमीहरू यर्दन नदी पार गर्छौं सम्पूर्ण संसारका मालिकको करारको सन्दूक तिमीहरूको अघि जानेछ।

- 12 अब, बाह्रजना मानिसहरू छान। इस्राएलको बाह्र कुल समूहबाट एक मानिस छान।
 13 पूजाहारीहरूले परमप्रभुको सन्दूक बोक्नेछन्। परमप्रभु सम्पूर्ण पृथ्वीका मालिक हुनुहुन्छ। जब तिनीहरू पानीमा पस्छन् यर्दन नदीको पानी बग्न रोकिन्छ। पानी बन्द भएर बाँध जस्तै बनिनेछ।”
 14 पूजाहारीहरूले करारको सन्दूक बोके अनि मानिसहरूले आफ्नो छाउनी छाडे, मानिसहरूले यर्दन नदी तर्न तिनीहरूको पछि लागे।
 15 (फसल कटनीको समयमा यर्दन नदी किनार माथि माथि भएर बग्छ।) यसर्थ नदी पूर्ण रूपले भरिएको थियो। पूजाहारीहरू, जसले सन्दूक बोकेका थिए, नदीका किनारमा आए र तिनीहरूले पानीमा टेके।
 16 अनि पानी बग्न तुरुन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे।
 17 त्यस स्थानको भूमि सुख्खा भयो, अनि पूजाहारीहरू परमप्रभुको करारको सन्दूक बोकेर नदीको माझमा पुगे र तिनीहरू रोकिए। पूजाहारीहरू त्यहाँ पछिए तब इस्राएलका सबै मानिसहरू सुख्खा भूमि भएर हिंडेर यर्दन नदी पारी पुगे।

4

मानिसहरूलाई स्मरण गराउने ढुङ्गाहरू

- 1 सबै मानिसहरूले यर्दन नदीपार गरिसके पछि परमप्रभुले यहोशूलाई भन्नुभयो,
 2 “प्रत्येक कुल समूहबाट एक-एकजना गरी बाह्र जना मानिसहरू छान।
 3 त्यहाँ तिनीहरूलाई नदीमा जहाँ पूजाहारीहरू उभिरहेका छन् हेर भन। त्यस स्थानमा बाह्रवटा ढुङ्गा खोज भनी तिनीहरूलाई भन। ती बाह्रवटा ढुङ्गाहरू तिमीहरूलेबोका। आज राती तिमीहरू जहाँ बस्छौ त्यस स्थानमा ती बाह्रवटा ढुङ्गाहरूलाई राख।”
 4 यसकारण यहोशूले प्रत्येक कुल समूहबाट एक एकजना मानिसलाई चुने। तब तिनले ती बाह्र-मानिसहरूलाई साथमा बोलाए।
 5 यहोशूले ती मानिसहरूलाई भने, “नदीको त्यस ठाउँमा जाऊ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दूक छ। तिमीहरू प्रत्येकले एक-एकवटा ढुङ्गा लिनै पर्छ। इस्राएलका बाह्र कुल समूह प्रत्येक समूहको लागि तिमीहरूले एक एकवटा ढुङ्गा लेऊ। यी ढुङ्गा तिमीहरूले आफ्नो कौधमा बोका।
 6 यी ढुङ्गाहरू तिमीहरूका निम्ति यादको चिन्ह हुनेछन्। भविष्यमा, तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनी सोध्नेछन्।
 7 तिमीहरूले छोरा-छोरीहरूलाई भन्ने छौ कि परमप्रभुले यर्दन नदीको पानी बग्न बन्द गरिदियो भयो। जब परमप्रभुको करारको पवित्र सन्दूक नदीपार भयो। ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यो कुरा सदा याद गर्नमा सहायता गर्नेछ।”
 8 यसकारण इस्राएलका मानिसहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले यर्दन नदीको माझबाट बाह्रवटा ढुङ्गाहरू बोके। इस्राएलका बाह्र कुल समूहका प्रत्येकले एक-एकवटा ढुङ्गा लिए। तिनीहरूले यो काम परमप्रभुले यहोशूलाई आज्ञा गर्नु भए अनुसार गरे। मानिसहरूले ती ढुङ्गाहरू आफूसित बोके। त्यसपछि तिनीहरूले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ तिनीहरूले आफ्ना छाउनी खडा गरेका थिए।
 9 यहोशूले बाह्रवटा ढुङ्गाहरू यर्दन नदीका माझमा राखे। उसले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ परमप्रभुको पवित्र सन्दूक बोक्दा पूजाहारीहरू उभिएका थिए। त्यस स्थानमा ती ढुङ्गाहरू आजसम्म पनि छन्।
 10 परमप्रभुले यहोशूलाई आज्ञा दिनु भएको थियो कि मानिसहरूलाई भन कि तिनीहरूले के गर्नु पर्छ। ती यी कुराहरू थिए जो मोशा र यहोशूले गर्नुपर्छ भनेका थिए। जबसम्म पवित्र सन्दूक बोकेर पूजाहारीहरू नदीको माझमा उभिरहे तबसम्म ती कुराहरू पूरा भएनन्। मानिसहरू हतारिएर नदीपारि गए।
 11 मानिसहरूले नदी तर्ने काम सके त्यसपछि, पूजाहारीहरूले परमप्रभुको सन्दूक मानिसहरूको समक्ष बोकेर ल्याए।
 12 रबेन, गाद अनि मनश्शेका आधा कुल समूहका लडाकु मानिसहरूले मोशाका आदेशहरू अनुशरण गरे र नदी पार गरी अरु मानिसहरूको अगाडि गए।
 13 झण्डै चालिस हजार सैनिकहरू युद्धका निम्ति तयार भए, तिनीहरू यरीहोको मैदानतिर गए परमप्रभुको अगाडि नदी पार गरे।
 14 त्यस दिन परमप्रभुले इस्राएलका सबै मानिसहरूको नजरमा यहोशूलाई एक महान मानिस बनाउनु भयो। त्यस समय देखि मानिसहरूले यहोशूलाई सम्मान गर्न थाले। तिनीहरूले यहोशूलाई तिनको जीवनकाल भरि त्यही प्रकारले सम्मान गरे जसरी तिनीहरूले मोशालाई सम्मान गर्थे।
 15 सन्दूक बोकेर पूजाहारीहरू नदीमा उभिरहेका बेला परमप्रभुले यहोशूलाई भन्नु भयो,
 16 “पूजाहारीहरूलाई यर्दन नदीबाट बाहिर निस्कनु भनी आदेश दे।”
 17 यसकारण यहोशूले पूजाहारीहरूलाई आदेश दिए। तिनले भने, “यर्दन नदीको बाहिर आऊ।”
 18 पूजाहारीहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले आफूसित सन्दूक बोके अनि नदी बाहिर आए। जब पूजाहारीहरूले नदीको पल्लो छेउको भूमिलाई छोए, नदीको पानी फेरि बग्न शुरूभयो। पानीले यसको किनारहरू त्यस्तै गरि ढाक्यो जसरी मानिसहरू नदी पार गर्नु अघि ढाकेको थियो।
 19 मानिसहरूले पहिलो महीनाको दशौं दिनमा यर्दन नदीपार गरे। मानिसहरूले यरीहोको पूर्व गिलगालमा छाउनी बसाए।
 20 मानिसहरूले तिनीहरूसित ती बाह्रवटा ढुङ्गाहरू बोके जो यर्दन नदीबाट ल्याएका थिए। अनि यहोशूले ती ढुङ्गाहरूलाई गिलगालमा स्थापना गरे।
 21 तब यहोशूले मानिसहरूलाई भने, “भविष्यमा तिमीहरूका छोरा-छोरीहरूले आफ्ना माता-पितालाई सोध्नेछन्, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’
 22 तिमीहरूले छोरा छोरीहरूलाई भन्नेछौ, ‘ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूले सुख्खा भूमि भएर कसरी यर्दन नदी पार गरे सो सम्झना दिलाउन हामीलाई सहायता गर्नेछ।
 23 परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको पानीलाई बग्न बन्द गरिदियो भयो यसकारण तिमीहरूले सुख्खा भूमि भएर यर्दन पार गर्न सक्थौ-ठीक त्यही बेलामा जस्तै जब परमप्रभुले लाल समुद्रको पानीलाई रोकि दिनु भयो अनि हामीले यसलाई सुख्खा भूमि भएर पार गर्न सक्थौ।’
 24 परमप्रभुले यस भूमिमा भएका मानिसहरूलाई उहाँ अति शक्तिशाली हुनुहुन्छ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रत्येक दिन स्मरण गर्नु भनी यसो गर्नु भयो।”

5

1 यसरी इस्त्राएलका मानिसहरूले यर्दन नदी पार नगर्नुजेल यर्दन नदीलाई सूख्खा पारिदिनु भयो। यर्दन नदीको पश्चिम तर्फ बग्ने एमोरी अनि भूमध्य सागरको छेउमा बग्ने कनानीहरूका राजाहरूले यस विषयमा सुने अनि अत्यन्त भयभीत भए। त्यसपछि तिनीहरू इस्त्राएलका मानिसहरूको विरुद्ध खडा हुन र युद्ध गर्नको लायक साहसी रहन सकेनन्।

इस्त्राएलीहरूको खतना

2 त्यसबेला, परमप्रभुले यहोशूलाई भन्नुभयो, “दशिन ढुङ्गाबाट कर्दहरूबना अनि इस्त्राएलका मानिसहरूको खतना गर।”

3 यसकारण यहोशूले दशिन ढुङ्गाबाट कर्दहरू बनाए। त्यस पछि तिनले गिबियथ हाअरालोथमा इस्त्राएल मानिसहरूको खतना गरिदिए।

4-7 यसैकारण यहोशूले मानिसहरूको खतना गरे। इस्त्राएलका मानिसहरूले मिश्रदेश छाडे पछि सबै मानिसहरू जो सेनामा रहन योग्यका थिए, खतना गरिदिए। यद्यपि मस्भूमिमा हुँदा धेरै जना लडाकू योद्धाहरूले परमप्रभुको आज्ञा पालन गरेनन्। यसकारण परमप्रभुले यो प्रतिज्ञा गर्नु भएको थियो, “ती मानिसहरूले त्यो देश जहाँ प्रशस्त खाद्य वस्तुहरू उम्रन्छ सो देख्न पाउने छैनन्।” परमप्रभुले हामीलाई भूमि दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नु भएको थियो, तर, ती मानिसहरूका कारण परमेश्वरले मानिसहरूलाई मस्भूमिमा चालीस वर्षसम्म यता उता घुम्न बाध्य गराउनु भयो जबसम्म ती सबै लडाकू मानिसहरू मरेनन् अनि तिनीहरूका छोराहरूले तिनीहरूका स्थान लिए। तर, मिश्रदेशबाट यात्रा गरेको बेला मस्भूमिमा जन्मेका कुनै केटाहरूको खतना भएको थिएन। यसकारण यहोशूले तिनीहरूको खतना गरिदिए।

8 यहोशूले सबै मानिसहरूको खतना गरिदिने काम पूर्ण गरे। मानिसहरूले त्यस स्थानमा छाउनी बनाए बसे जब सम्म सबै मानिसहरू निको भएनन्।

कनानमा पहिलो निस्तार चाड

9 त्यसबेला, परमप्रभुले यहोशूलाई भन्नुभयो, “मिश्रमा तिमीहरू दास थियो। अनि जसले तिमीहरूलाई लज्जित तुल्यायो। तर आज मैले त्यो लाज हटाइ दिएको छु।” यसकारण यहोशूले त्यस स्थानको नाउँ गिलगाल राखे। अनि त्यस स्थानलाई आज पनि गिलगाल नै भनिन्छ।

10 जब तिनीहरू यरीहोको मैदान गिलगालमा छाउनी हालेर बसेका थिए इस्त्राएलका मानिसहरूले निस्तार चाड मनाए। यो त्यस महीनाको चौधौँ दिनको साँझमा थियो।

11 निस्तार चाडको पछिल्लो दिन मानिसहरूले भोजन खाए जुन त्यस भूमिमा उम्रिएको थियो तिनीहरूले अखमिर रोटी र भुटेको अन्न खाए।

12 भोलिपल्ट बिहान स्वर्गबाट विशेष भोजन आउन बन्द भयो। मानिसहरूले कनान देशमा उम्रिएका खाद्य पदार्थ खाएको पछिल्लो दिन यस्तो भयो। त्यसबेला देखि यता इस्त्राएलका मानिसहरूले स्वर्गबाट विशेष भोजन पाएनन्।

translate The Commander of the Lord's Army

13 जब यहोशू यरीहोको नजिक थिए उनले माथितर हेरे अनि आफ्नो अघि एकजना मानिसलाई उभिरहेको देखे। त्यो मानिसको हातमा एउटा तरवार थियो। यहोशू त्यस मानिसकहाँ गए र सोधे, “तपाईं हाम्रा मानिसहरूको मित्र हुनुहुन्छ, अथवा शत्रु?”

14 त्यस मानिसले उत्तर दिए, “म शत्रु होइन। म परमप्रभुको सैनिकहरूका कप्तान हूँ। म भएरै तिमी कहाँ आएको छु।”

तब यहोशूले भूईँतार आफ्ना शिर झुकाए। तिनले सम्मान जनाउन यसो गरे। तिनले सोधे, “म तपाइको सेवक हूँ। के मेरो मालिकबाट मलाई केही सन्देश छ?”

15 परमप्रभुका सेनाका कप्तानले उत्तर दिए, “तिम्रो जुता खोले। जहाँ तिमी उभिरहेको छौ त्यो स्थान अहिले पवित्र छ।” यसर्थ यहोशूले उसको आज्ञा पालन गरे।

6

1 यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्त्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्।

2 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर, म यरीहो शहरलाई परास्त गर्नेछु अनि यसको राजा र सबै लडाकूहरू म तिमीलाई दिनेछु।

3 प्रत्येकदिन एकपल्ट आफ्ना सेना सहित शहर वरिपरि हिंड। छः दिन सम्म यसो गर।

4 पूजाहारीहरूलाई पवित्र सन्दूक बोक्नु भन। सातजना पूजाहारीहरूलाई भेडाको साँगबाट बनाएको तुरही बोक्नु भन अनि पवित्र सन्दूकको अघि अघि हिंड्नु भन। सातै दिनमा, शहर वरिपरि सात पल्ट घुम। सातै दिनमा तिनीहरू हिंड्दा पूजाहारीहरूलाई, तुरही बजाउनु भन।

5 पूजाहारीहरूले तुरहीको ठुलो ध्वनि निकाल्ने छन्। तिनीहरूले तुरहीहरू फुक्नेछन् तब मानिसहरू कराउनु पर्छ। जब तिमीहरूले यसो गर्छौं शहरका पर्खालहरू भल्किनेछन् अनि तिम्रा मानिसहरू शहरभित्र जान समर्थ हुनेछन्।”

यरीहो शहर कब्जा गरे

6 यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई साथमा बोलाए। यहोशूले तिनीहरूलाई भने, “परमप्रभुको पवित्र सन्दूक बोके। अनि सातजना पूजाहारीहरूलाई तुरही बोकेर सन्दूकको अगि अगि हिंड्नु भन।”

7 त्यसपछि यहोशूले मानिसहरूलाई आदेश दिए, “अब जाऊ, शहर वरिपरि घुम। सैनिकहरू हात-हतियार सहित परमप्रभुको पवित्र सन्दूक अगि अगि हिंड्ने छन्।”

8 जब यहोशूले मानिसहरूलाई आज्ञा गरे सातजना पूजाहारीहरू परमप्रभुको अघि हिंड्न थाले। तिनीहरूले सातवटा तुरहीहरू बोके अनि बजाउँदै हिंडे। पूजाहारीहरूले तिनीहरूलाई परमप्रभुको पवित्र सन्दूकसितै पछ्याए।

9 सैनिकहरू हात हतियार सहित ती पूजाहारीहरूका अघि-अघि हिंडे जो तुरही बजाउँदै थिए। अनि पछाडिका रक्षकहरू पवित्र सन्दूकको पछि पछि हिंडे। यसरी तिनीहरू पैदल हिंड्दै अनि तुरही बजाउँदै शहर वरिपरि हिंडे।

10 यहोशूले मानिसहरूलाई नकराउनु भनी आदेश दिएका थिए। उनले भने, “नकराऊ। जबसम्म म तिमीहरूलाई भन्दिन त्यस दिनसम्म एउटा शब्द ननिकाल अनि तब कराऊ।”

11 यसरी यहोशूले पूजाहारीहरूलाई परमप्रभुको पवित्र सन्दूक बोकेर एकपल्ट शहर वरिपरि घुम्न लगाए। तब तिनीहरू छाउनीमा फर्किए अनि त्यो रात बिताए।

12 भोलि पल्ट बिहानै यहोशू उठे। पूजाहारीहरूले परमप्रभुको पवित्र सन्दूक फेरि बोके।

13 अनि सातजना पूजाहारीहरूले सातवटा तुरहीहरू बोके। तिनीहरू हिंड्दै अनि तिनीहरूका तुरही बजाउँदै परमप्रभुको पवित्र सन्दूक अघि अघि हिंडे। हात-हतियार सहितका सैनिकहरू तिनीहरूको अघि हिंडे अनि पछाडिका रक्षकहरू परमप्रभुको पवित्र सन्दूक पछि-पछि हिंडे। तिनीहरू हिंड्दै अनि तुरही बजाउँदै शहर वरिपरि गए।

- 14 यसरी दोभो दिन तिनीहरू शहर वरिपरि सबै एकपल्ट घुमे। अनि तिनीहरू छाउनी तिर फर्किए। तिनीहरूले छ दिनसम्म दैनिक यसो गरे।
- 15 सातौँ दिनमा तिनीहरू झिसमिसेमा नै उठे। अनि तिनीहरू शहर वरिपरि सात पल्ट घुमे। तिनीहरू त्यही तरिकाले हिंडे जसरी अधिल्ला दिनहरूमा हिंडेका थिए, तर त्यसदिन तिनीहरू सात पल्ट शहर वरिपरि घुमे।
- 16 जब सातौँ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदछ।
- 17 यो शहर अनि यसमा भएका हरेक थोक परमप्रभुका हुन्। केवल राहाब वेश्या अनि तिनका घरमा भएका सबै मानिसहरू मात्र जीवित रहने छन्। यी मानिसहरूलाई मार्नु हुँदैन किनभने राहाबले ती दुई गुप्तचरहरूलाई सहयोग गरेकी थिइन्।
- 18 यो पनि याद राख कि हामीले अन्य सबै कुराहरू नष्ट गर्नु पर्छ। ती कुराहरू नलिन। यदि तिनीहरूले ती कुराहरू लिये अनि हाम्रा छाउनीमा ल्यायो भने तब तिमीहरू स्वयंम नष्ट हुनेछौ। अनि तिमीहरूले इस्राएलका सबै मानिसहरू प्रति पनि कष्ट ल्याउने छौ।
- 19 सुन, चाँदी, काँस र फलामले बनाएका वस्तुहरू परमप्रभुका हुन्। ती वस्तुहरू परमप्रभुको भण्डारमा ल्याउनु पर्छ।”
- 20 पूजाहारीहरूले तुरही बजाए। मानिसहरूले तुरही बजेका सुने अनि कराउन थाले। ती पर्खालहरू भत्किए अनि मानिसहरू सीधै शहर भित्र कुदे। यसरी इस्राएलका मानिसहरूले त्यस शहरलाई परास्त गरे।
- 21 मानिसहरूले शहरमा भएका हरेक वस्तु नष्ट गरे। जो त्यहाँ जीवित थिए। तिनीहरूले जवान, बूढ, मानिसहरू, जवान स्त्री र बूढ स्त्रीहरू गाईवस्तु, भेंडा अनि गधाहरू सबैलाई मारे।
- 22 यहोशूले ती दुई गुप्तचरसित कुरा गरे। यहोशूले भने, “वेश्याको घरमा जाऊ। तिनलाई र तिनीसित भएका सबैलाई बाहिर ल्याऊ। यसो गरिहाल किनकि तिमीहरूले तिनलाई प्रतिज्ञा गरेकाछौ।”
- 23 यसकारण ती दुई मानिसहरू घर भित्र गए अनि राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका पिता-माता, दाज्यू-भाइ, अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई पनि बाहिर ल्याए। तिनीहरूले सबै मानिसहरूलाई इस्राएलका छाउनी बाहिर एक सुरक्षित स्थानमा राखे।
- 24 प्यापाछि इस्राएलका मानिसहरूले पूरा शहर आगोले जलाइ दिए। तिनीहरूले शहरका सुन, चाँदी, काँसा अनि फलाम द्वारा बनाएको वस्तुहरू बाहेक अन्य सबै वस्तुलाई जलाइ दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको भण्डारमा राखे।
- 25 यहोशूले राहाब वेश्या, तिनका परिवार अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई बचाए। यहोशूले तिनीहरूलाई जीवित रहन दिए किनभने राहाबले ती जासूसी गर्न पठाएका दूतहरूलाई सहयोग गरेकि थिइन्, जसलाई यहोशूले यरीहोमा पठाएका थिए। राहाब इस्राएलका मानिसहरू बीच आजसम्म बस्छिन्।
- 26 त्यस समयमा, यहोशूले यो महत्वपूर्ण शपथ लिए। तिनले भने:

“जो कोही मानिस जसले यरीहोको फेरि निर्माण गर्छ त्यो परमप्रभुद्वारा खतरामा पर्नेछ। जो कसैले यो शहरमा जग बसाल्छ त्यसले आफ्नो सबै भन्दा जेठा छोरा गुमाउने छ। जसले त्यस्ता मानिसद्वारा खडा गर्छ त्यसले आफ्नो कान्छा छोरा गुमाउने छ।”

27 यसरी परमप्रभु यहोशूका साथ हुनुहुन्थ्यो। र यहोशू सम्पूर्ण देशभरि प्रसिद्ध भए।

7

आकानको पाप

- 1 तर इस्राएलका मानिसहरूले परमेस्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो।
- 2 यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए।
- 3 पछि, ती मानिसहरू यहोशू कहाँ फर्काए। तिनीहरूले भने, “ऐ शहर एक कमजोर क्षेत्र हो। त्यो स्थानलाई परास्त गर्न हामीलाई हाम्रा सबै मानिसहरूको खाँचो पर्ने छैन। त्यहाँ लड्नुका निम्ति 2,000 अथवा 3,000 मानिसहरू पठाए हुन्छ। सम्पूर्ण सेना प्रयोग गर्नु त्यहाँ खाँचो छैन। त्यहाँ हामीसित लड्नुका निम्ति थोरै मानिसहरू मात्र छन्।”
- 4-5 यसर्थ प्रायः 3,000 मानिसहरू ऐ शहरमा गए। तर ऐ शहरका मानिसहरूले इस्राएलका छुनीस जना मानिसहरू मारे। अनि इस्राएलका मानिसहरू भागे। मानिसहरूले शहर-द्वारद्विके ढुङ्गाका खानी सम्म तिनीहरूलाई खेदे। ऐ शहरका मानिसहरूले तिनीहरूलाई नराप्नो प्रकारले परास्त गरे।
- जब इस्राएलका मानिसहरूले यो देखे, तिनीहरू अत्यन्त भयभीत भए, अनि आफ्ना साहस गुमाए।
- 6 जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगत गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुने भुईँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अग्रवाहहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगत गर्न आफ्ना शिरमा धुलो हाले।
- 7 यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट गर्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौं कि त्यही हामी यर्दन वारिने रहेको भए सन्तुष्ट हुने थियौं।
- 8 परमप्रभु म मेरो प्राण द्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इस्राएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ।
- 9 कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”
- 10 परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ तँ घोप्टो परेर भुईँ तिर किन झुकि बस्छस्।
- 11 इस्राएलका मानिसहरूले मेरो विरुद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लिए।

12 यसकारण इस्राएलका सेनाहरू युद्ध भूमि देखि भागे। तिनीहरूले त्यसो गरे किनभने तिनीहरूले नराम्रो काम गरेका थिए। तिनीहरूलाई नष्ट गरिदिए। जबसम्म मैले आज्ञा दिएका ती चीजहरू तिमीहरूले ध्वंश पार्दैनौं म तिमीहरूको सहायताको लागि साथमा रहँदिन।

13 “अब मानिसहरूलाई शूद्र तुल्याउनका निम्ति जा। मानिसहरूलाई भन्, ‘स्वयंमलाई शूद्र तुल्याऊ। भोलिको निम्ति तैयार हौं।’ परमप्रभु इस्राएलका परमेश्वरले भन्दछन्, ‘केही मानिसहरूले ती वस्तुहरू राखिछोडेका छन् जसलाई उहाँले नष्ट गर्नु भनी आदेश गर्नु भएको थियो।’ तँ त्यस बेलासम्म तेरो शत्रुहरूलाई परास्त गर्न समर्थ हुने छैनस् जबसम्म तैले ती वस्तुहरूलाई फ्याँकदैनस।

14 “‘भोलि बिहान तिमीहरू सबै परमप्रभुको समक्ष उभिनु पर्छ। सबै कुल समूहहरू परमप्रभुको सामुने खडा हुनुपर्छ। परमप्रभुले कुनै एक कुल समूहलाई चुनून्छे। तब त्यो कुल समूह मात्र परमप्रभुको समक्ष उभिने छन। तब परमप्रभुले त्यस कुल समूहबाट एक सन्तानलाई छान्नु हुनेछ। तब त्यो सन्तानमात्र परमप्रभुको समक्ष उभिनु पर्छ। त्यसपछि परमप्रभुले त्यो सन्तानका प्रत्येक परिवारलाई हेर्नु हुनेछन। र परमप्रभुले एक मानिसलाई छान्नु हुनेछन।

15 त्यो मानिसले जो हामीले नष्ट गर्नु पर्ने थियो, ती वस्तुहरू राखेकोछ, उसलाई आगोले नष्ट गरिनेछ। अनि त्यस मानिससित भएका हरेक वस्तुहरू त्यो सँगै नष्ट गरिनेछ। त्यो मानिसले परमप्रभुसित भएको करार भङ्ग गर्यो। त्यसले इस्राएलका मानिसहरूका निम्ति अत्यन्त नराम्रो काम गरेको छ।”

16 भोलि पल्ट बिहानै यहोशूले इस्राएलका सबै मानिसहरूलाई परमप्रभुको समक्ष लगे। सबै कुल समूह परमप्रभुको सामुने उभिए। परमप्रभुले यहदाका कुल समूहलाई चुन्नु भयो।

17 यसर्थ यहदाका सबै कुल समूहहरू परमप्रभु-समक्ष उभिए। परमप्रभुले जेरह कुल समूहलाई छान्नु भयो। त्यसपछि जेरहको सबै कुल समूहहरू परमप्रभुका सामुने उभिए। जिप्रीका परिवार चुनिए।

18 तब यहोशूले त्यो परिवारका सबै मानिसहरूलाई परमप्रभुको समक्ष आउनु भन्नु भने। परमप्रभुले कर्मीका छोरा आकानलाई छान्नु भयो। (कर्मी जिप्रीका छोरा थिए। अनि जिप्री जेरहका छोरा थिए।)

19 तब यहोशूले आकानलाई भने, “छोरो, तैलेपरमप्रभु इस्राएलका परमेश्वरलाई सम्मान गर अनि उहाँको अधि तेरो पाप स्वीकार गर। मलाई भन तैलेके गरिस अनि मबाट कुनै कुरा पनि लुकाउने चेष्टा नगर।”

20 आकानले उत्तर दियो, “यो सत्य हो! मैले परमप्रभु इस्राएलका परमेश्वरको विस्वृष्ट पाप गरेको मैले जे गरे त्यो यो हो:

21 हामीले यरीहो शहर अनि त्यहाँ भएका सबै वस्तुहरू कब्जा गर्यौं। मैले बाबेलका एउटा सुन्दर कोट, दुइ सय शेकेल ओजनको चाँदी अनि लगभग पचास शेकेल ओजनको सुन देखें। ती वस्तुहरू मैले आफ्नै निम्ति राख्न चाहें। यसकारण मैले ती वस्तुहरू लिएँ। तपाईंले ती वस्तुहरू मेरो पाल मुनि भईमा गाडिएको पाउनु हुनेछ। चाँदी कोट मुनि छ।”

22 यसर्थ यहोशूले केही मानिसहरूलाई त्यस पालमा पठाए। तिनीहरू पालतिर दगुरे अनि ती वस्तुहरूलाई त्यही पालमा लुकाइएको पाएँ। चाँदी कोट मुनि थियो।

23 मानिसहरूले ती वस्तुहरू पाल बाहिर ल्याए र यहोशू अनि इस्राएलका समस्त मानिसहरू कहाँ लगे। तिनीहरूले ती परमप्रभुको समक्ष भईमा राखिदिए।

24 त्यसपछि यहोशू र सबै मानिसहरूले आकान जेरहका छोरोलाई तिनीहरूका चाँदी, कोट, सुन, त्यसका छोरा-छोरीहरू, त्यसका गाई-वस्तु, अनि गधाहरू, भेडाहरू, पाल अनि त्यसका जम्मे वस्तु आकार बेसीमा लगे।

25 तब यहोशूले भने, “तैलेहामीमाथि धेरै कष्ट दिइस्, तर अब परमप्रभुले तँमाथि कष्ट ल्याउनु हुनेछ।” त्यसपछि सबै मानिसहरूले आकान अनि त्यसका परिवारमाथि तिनीहरू नमस्जेल उनीहरूले दुइगा वर्षाए तब मानिसहरूले तिनीहरूलाई जलाइ दिए।

26 आकानलाई जलाइसके पछि तिनीहरूले धेरै दुइगाहरू त्यसको शरीर माथि राखिदिए। ती दुइगाहरू आज सम्म पनि त्यहाँ छन्। परमेश्वरले आकानमाथि यसरी कष्ट ल्याइदिए। त्यसै कारणले गर्दा त्यस स्थानलाई आकोरको बेसी भनिन्छ। त्यसपछि मानिसहरूसित परमप्रभु क्रोधित हुनु भएन।

8

ऐ शहर नष्ट भयो

1 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। तेरो सबै योद्धाहरूलाई ऐ शहरमा लैजा। ऐ का राजालाई परास्त गर्नुमा म तँलाई सहयोग गर्नेछु। म तँलाई त्यसका मानिसहरू, त्यसको शहर अनि त्यस देश दिदिछु।

2 यो समयमा मात्र तिमीहरू सबै सम्पत्ति र पशुहरू लिन सक्छौ र तिमीहरू आफ्नै लागि राख्न सक्छौ। अब, तेरा केही सैनिकहरूलाई शहर पछाडि लक्नु भन।”

3 यसर्थ यहोशू अनि सबै सेनाहरूले ऐलाई आक्रमण गर्न तयार भए। यहोशूले अति योग्य 3,000 योद्धाहरू छाने अनि तिनीहरूलाई राती नै पठाइ दिए।

4 यहोशूले तिनीहरूलाई यो आज्ञा दिए, “ध्यान दिएर सुन: तिमीहरूले शहरको पछाडि लुकेर पर्खिरहने छौ शहरदेखि धेरै टाढा नबस् ताकि तिमीहरू आक्रमण गर्न तयारी रहनसक।

5 अघाडि शहर तिर जान मानिसहरूलाई म अगुवाई गर्नेछु। शहरका मानिसहरू हाम्रो विस्वृष्ट लड्न बाहिर आउने छन्। त्यसरी नै हामी पछि फर्कने छौं अनि तिनीहरू देखि भाग्ने छौं जसरी हामी पहिला भागेका थियौं।

6 मानिसहरूले हामीलाई शहरदेखि टाढा खेद्रे छन्। तिनीहरूले सोच्नेछन् कि हामी पहिले भागे झैं भाग्दैछौं। यसकारण हामी भाग्ने छौं।

7 तब तिमीहरू लुकेको ठाउँबाट बाहिर आउनु पर्छ अनि शहरलाई अधिकारमा लिनु पर्छ। यसप्रकारले परमप्रभु तिमीहरूका परमेश्वरले शहरलाई कब्जा गर्न तिमीहरूलाई सहयोग गर्नुहुनेछ।

8 “तिमीहरूले शहर कब्जा गरेपछि, यसलाई जलाउनु पर्छ। तिमीहरूले परमप्रभुको नियमहरू ठीकसित पालन गर्नु पर्छ; म जस्तो आशा गर्छु तिमीहरूले ठीक त्यसै गर्ने छौं।”

9 तब यहोशूले ती मानिसहरूलाई तिनीहरूको लुक्ने ठाउँमा पठाए अनि प्रतिकषा गर्न लागे। तिनीहरू बतेल र ऐ शहर माझको एउटा ठाउँमा गए। यो स्थान ऐ शहरको पश्चिममा थियो। अनि यहोशू रात भरी अरुहरूसँग बसे।

10 भोलिपल्ट बिहानै यहोशूले मानिसहरूलाई एक साथ भेला गरे। तब यहोशू अनि इस्राएलीहरूका अगुवाहरूले मानिसहरूलाई ऐ शहरतर्फ लिएर गए।

11 सबै सैनिकहरू जो यहोशूसित थिए ऐ शहरतर्फ हिडे। तिनीहरू शहरद्वारको सामुने रोकिए। सेनाहरूले आफ्नो छाउनी शहरको उत्तर तर्फ बनाए। ऐ शहर र सेनाहरू बीच एक बेसी थियो।

12 त्यसपछि यहोशूले लगभग 5,000 मानिसहरू छाणे। यहोशूले ती मानिसहरूलाई शहर देखि पश्चिम तिरका बेतेल अनि ऐ शहर बीचको क्षेत्रमा लुक्न पठाए।

13 यसरी यहोशूले आफ्ना मानिसहरूलाई युद्ध गर्नका निम्ति तयार पारेका थिए। मुख्य छाउनी शहरको उत्तर तर्फ थियो। अन्य मानिसहरू पश्चिम तर्फ लुकेका थिए। त्यस रात यहोशू बेसी तिर गए।

14 तब ऐ शहरका राजाले इस्राएली सैनिकहरूलाई देखे। अनि राजा उनका सबै मानिसहरू इस्राएलीहरूसित युद्ध गर्न गए। तिनीहरू पूर्वपट्टि यर्दनतिर फर्केको युद्ध भूमिमा गए। ती इस्राएली सैनिकहरू शहरको पछाडि लुकेर पछिरेहेका छन् भन्ने उसलाई थाहा भएन।

15 यहोशू अनि इस्राएलका सबै मानिसहरूले ऐका सेनाद्वारा आफूहरूलाई पछि धकेल्न दिए। यहोशू अनि तिनका मानिसहरू पूर्वमा मरुभूमि तर्फ दौडन थाले।

16 शहरका मानिसहरू कराउन थाले अनि यहोशू र तिनका मानिसहरूलाई खेद्र थाले। सबै मानिसहरूले शहर छोडे।

17 ऐ अनि बेतेलका समस्त मानिसहरूले इस्राएलका सेनालाई खेदे। शहर खुल्ला छाडियो कोही पनि शहरको रक्षा गर्न बसेनन्।

18 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “आफ्नो भालालाई ऐ शहर तर्फ फर्काए बस। म तैलाई त्यो शहर दिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐ शहर तर्फ फर्के।

19 इस्राएलका मानिसहरू जो लुकिरहेका थिए तिनीहरूले यो देखे। तिनीहरू झट्टै आफ्ना लुकिरहेका स्थानबाट बाहिर आए अनि हतारिएर शहरतर्फ कुदे। तिनीहरूले शहर भित्र प्रवेश गरे अनि त्यसलाई अधिकारमा लिए। त्यसपछि सैनिकहरूले शहरमा आगो लाउन थाले।

20 ऐका मानिसहरूले फर्केर हेरे अनि तिनीहरूका शहर जल्दै गरेका देखे। तिनीहरूले आकाशमा धुँवा उठेका देखे। यसर्थ तिनीहरूले आफ्ना शक्ति र साहस हराए। अनि इस्राएलका मानिसहरूलाई खेदन छाडे। इस्राएलका मानिसहरू भागन छाडे। तिनीहरू फर्के अनि ऐका मानिसहरूसित लड्न गए। ऐका मानिसहरूका निम्ति भागेर जानको कुनै सुरक्षित स्थान थिएन।

21 यहोशू अनि तिनका मानिसहरूले देखेकि आफ्ना सेनाले शहरलाई कब्जा गरेका थिए। यो त्यसबेला भयो जब तिनीहरू भागन छाडे, फर्किए अनि ऐका मानिसहरूसँग लडनलाई दुरे।

22 त्यसपछि ती लुकेका मानिसहरू युद्धमा सहयोग गर्न शहर बाहिर आए। इस्राएलका सेनाहरू ऐ शहरका मानिसहरूका दुवै तिर थिए-ऐ शहरका ती मानिसहरू फन्दामा परे। तिनीहरूले तब सम्म युद्ध गरिरहे जबसम्म ऐका एकजना मानिस पनि जीउँदो रहेनन् तिनीहरूका कोही पनि बाँचेनन्।

23 तर ऐका राजालाई जीवित छाडियो। यहोशूका मानिसहरूले तिनलाई यहोशू कहाँ ल्याए।

युद्धको विवरण

24 युद्धको समयमा, इस्राएलका सेनाहरूले ऐका मानिसहरूलाई मैदान अनि मरुभूमि तिर खेदे। यसरी इस्राएलका सेनाहरूले ऐ शहरका मानिसहरूलाई मैदान तिर अनि मरुभूमि तिर मार्ग काम पूर्ण गरे। त्यसपछि इस्राएलका मानिसहरू ऐ तिर फर्केर गए अनि शहरमा अझ जीवितरेहेका सबै मानिसहरूलाई मारिदिए।

25 ऐ शहरका समस्त मानिसहरू त्यस दिन मरे। त्यहाँ 12,000 पुरुष र स्त्रीहरू थिए।

26 यहोशूले शहरलाई ध्वंश गर्नका निम्ति आफ्ना मानिसहरूलाई संकेतको रूपमा आफ्नो भाला ऐ शहरतर्फ फर्काई राखेका थिए। यहोशूले उनको भाला जबसम्म समाति रहे तबसम्म ऐ शहरका मानिसहरू सबै नष्ट भएनन्।

27 इस्राएलका मानिसहरूले शहरका पशु-प्राणीहरू अनि अन्य चीज बीजहरू आफ्नै निम्ति राखे। परमप्रभुले यहोशूलाई भन्नुभएको थियो कि मानिसहरूले यसो गर्न सक्छन्।

28 त्यसपछि यहोशूले ऐ शहरलाई जलाइ दिए। त्यो शहर रितो दुङ्गाहरूको राश बन्यो। त्यो आजसम्म त्यही रूपमा छ।

29 यहोशूले ऐका राजालाई एक स्खमा झुण्ड्याए। तिनले उसलाई साँझसम्म त्यतिकै झुण्ड्याइ राखे। सूर्यास्तको समयमा यहोशूले आफ्ना मानिसहरूलाई ऐका राजाको मृत-शरीरलाई स्खबाट झार्नु भने। तिनीहरूले त्यसको मृत-शरीरलाई शहर-द्वारमा खसाइ दिए। त्यसपछि तिनीहरूले मृत-शरीरलाई दुङ्गाले ढाकि दिए। त्यो दुङ्गाको थुप्रो आज सम्म त्यहाँ छ।

आशीर्वाद एवं अभिशापहरूको पठन

30 तब यहोशूले परमप्रभु, इस्राएलका परमेश्वरका निम्ति एबाल पर्वतमा एउटा वेदी निर्माण गरे।

31 परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई भनेका थिए, कि वेदी कसरी निर्माण गर्नु पर्ने। यसर्थ यहोशूले, मोशाको व्यवस्थाको पुस्तकमा व्याख्या गरे अनुसार निर्माण गरे। त्यो वेदी नकाटिएको दुङ्गा द्वारा बनाइएको थियो। ती दुङ्गाहरूमा कुनै हात हतियार कहिले प्रयोग भएको थिएन। तिनीहरूले त्यो वेदीमा परमप्रभु प्रति होमबलि अर्पण गरे। अनि मेलबलि पनि चढाए।

32 त्यस ठाउँको दुङ्गामा यहोशूले मोशाको व्यवस्था लेखे। उसले इस्राएलका समस्त मानिसहरूका निम्ति हेर्नलाई त्यसो गरे।

33 बहान-प्रधान, अधिकारी, न्यायकर्ता अनि इस्राएलका समस्त मानिसहरू पवित्र सन्दूक बरिपरि लेवी पूजाहारीहरूका सामुन्ने उभिएका थिए जसले परमप्रभुको काराको पवित्र सन्दूक बोकेका थिए। इस्राएलका मानिसहरू अनि तिनीहरूसित भएका अन्य मानिसहरू सबै त्यहाँ उभिएका थिए। आधा मानिसहरू एबाल पर्वतको सामुन्ने उभिएका थिए अनि अर्को आधा मानिसहरू गीरिज्जीम पर्वतको सामुन्ने उभिएका थिए। परमप्रभुका दास मोशाले मानिसहरूलाई यसो गर्नु भनेका थिए। मोशाले तिनीहरूलाई यो आशीर्वादका निम्ति गर्नु भनेका थिए।

34 तब यहोशूले व्यवस्थाका सबै शब्दहरू पढे। यहोशूले आशीर्वादहरू अनि श्रापहरू पढे। तिनले हेरेक कुरा त्यही प्रकारले पढे जुन प्रकारले व्यवस्थाको पुस्तकमा लेखिएका थिए।

35 इस्राएलका समस्त मानिसहरू त्यहाँ भेला भएका थिए। सबै स्त्रीहरू, केटा-केटीहरू अनि सबै विदेहीहरू त्यहाँ थिए जो इस्राएलका मानिसहरूसित बस्थे। अनि यहोशूले प्रत्येक आज्ञा पढे जो मोशाले दिएका थिए।

9

गिबोनीहरूद्वारा यहोशू प्रति छल

1 जब यर्दन नदीको पश्चिम क्षेत्रका राजाहरूले यस विषयमा सुने, यहोशू र इस्राएलीहरूसँग युद्ध गर्न सम्मिलित भए। तिनीहरू पर्वतहरूबाट, समतल भूमिबाट, भूमध्यसागरको किनाराबाट, लबानोनको माथिबाट आए। तिनीहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिच्वी, यबसीहरू सबै एक दलमा आए।

2 यी सबै राजाहरू एक साथ भेला भए। तिनीहरूले यहोशू अनि इस्राएलका मानिसहरूको विरुद्ध युद्ध गर्न योजना बनाए।

3 कसरी यहोशूले यीहो अनि ऐ शहरलाई परास्त गरे गिबोन शहरका मानिसहरूले त्यस विषयमा सुने।

4 यसरथ ती मानिसहरूले इझ्राएलका मानिसहरूलाई मूर्ख तुल्याउने प्रयत्न गरे। तिनीहरूको योजना यो थियो, तिनीहरूले दाखरस हाल्ने छालाका पुराना मशकहरू जम्मा गरे जो चर्केका अनि फुटेका थिए। तिनीहरूले ती दाखरस हाल्ने छालाका पुराना मशकहरू आफ्ना पशुहरूमा लधाए। अनि आफ्ना पशुहरू माथि पुराना थाङ्गानाहरू लगाए। जसद्वारा यस्तो देखियोस कि तिनीहरू अत्यन्त टाढाबाट यात्रा गरेर आएका हुन्।

5 ती मानिसहरूले आफ्ना खुट्टामा पुराना जुता लगाए। ती मानिसहरूले पुराना बक्छहरू लगाए। अनि केही बस्री रोटी भेट्टाए जो सूख्छा अनि हुँडौं परेका थिए। यसर ती मानिसहरू धेरै टाढाका स्थानबाट यात्रा गरेर आएका जस्तै देखिन्थे।

6 तब ती मानिसहरू इझ्राएलका मानिसहरूका छाउनीमा गए। यो छाउनी गिलगल नजिक थियो।

ती मानिसहरू यहोशू कहों गए अनि तिनलाई भने, “हामी अति टाढा देशबाट यात्रा गरेर आएका हौं हामी तपाईंसित शान्ति-सन्धि गर्न चाहन्छौं।”

7 इझ्राएलका मानिसहरूले यी हिब्वी मानिसहरूलाई भने, “हुन सक्छ तिमीहरूले हामीलाई छल्ने कोशिश गर्दछौं। हुन सक्छ तिमीहरू हाम्रो नजिकमा बस्छौं। हामी तिमीहरूसित सन्धि गर्न सक्तैनौं। जब सम्म हामी जान्दैनौं तिमीहरू कहोंबाट आएका हौं?”

8 ती हिब्वी मानिसहरूले यहोशूलाई भने, “हामी तपाईंका दासहरू हौं।”

तर यहोशूले सोधे, “तिमीहरू को हौं? तिमीहरू कहोंबाट आएका हौं?”

9 ती मानिसहरूले उत्तर दिए, “हामी तपाईंका दास हौं। हामी अति टाढा देशबाट आएका हौं। हामी आयौं किनभने परमप्रभु तपाईंहरूका परमेश्वरले मिश्रमा गर्नु भएको सबै महान कार्यहरूको विवरण हामीले सुन्यौं।

10 अनि हामीले सुन्यौं कि उहाँले यर्दन नदीको पूर्वतर्फका एमोरी मानिसहरूका दुइ राजाहरूलाई परास्त गरिदिनु भयो। ती हेरबोनका राजा सीहोन अनि अस्तारोत देशको बाशानका राजा ओग थिए।

11 यसरथ हाम्रा अगुवाहरू र हाम्रा मानिसहरूले हामीलाई भने, ‘तिमीहरूको यात्राका निम्ति प्रचुर मात्रामा खाद्य पदार्थ बोके। जाऊ अनि इझ्राएलका मानिसहरूसित भेट गर।’ तिमीहरूलाई भने, ‘हामी तपाईंहरूका दासहरू हौं। हामीसित शान्ति सन्धि गर्नुहोस्।’

12 “हाम्रा रोटीहरू हेर्नु होस्। हामीले घर छोड्दा यी तातो र ताजा थिए। तर अहिले तपाईंहरूले देख्न सक्नुहुन्छ कि यी सूखा अनि पुराना भएको छन्।

13 हाम्रा दाखरसका छालाका मशकहरू हेर्नुहोस्। हामीले घर छोड्दा यी नयाँ अनि दाखमघले भरिएका थिए। अहिले तपाईंहरूले देख्न सक्नु हुन्छ, कि तिनीहरू चर्केका अनि पुराना भएका छन्। हाम्रा बन्न अनि चप्पलहरू हेर्नु होस्। तपाईंहरूले देख्न सक्नु हुन्छ कि लामो यात्राले गर्दा हामीले लगाएका कुराहरू प्रायः थोत्रा भएका छन्।”

14 इझ्राएलका मानिसहरू, जान्न चाहन्थे के यी मानिसहरूले सत्य भन्दै छन्। यसरथ तिनीहरूले केही रोटी चाखे-तर तिनीहरूले परमप्रभुलाई सोधेनन् जो तिनीहरूले गर्नु पर्ने थियो।

15 यहोशू तिनीहरूसित सन्धि गर्न सहमत भए। तिनीहरूलाई जीवित राख्न तिनी सहमत भए। इझ्राएलका अगुवाहरू यहोशूको यो शपथ प्रति सहमत भए।

16 तिमीहरूसित सम्झौता गरेको तीन दिन पछि इझ्राएलीले थाहा पाए। कि ती मानिसहरू वास्तवमा तिनीहरूका नजिकै बसेहरू रहेछन्।

17 यसकारण तेस्रो दिनमा इझ्राएलीहरू तिनीहरूको शहरहरूमा गए। ती शहरहरू गिबोन, कर्पीए, बेरोत र किर्यथ्यारिम थिए।

18 तर इझ्राएलका सेनाले ती शहरहरूको विरुद्ध युद्ध गर्ने प्रयत्न गरेनन् तिनीहरूले ती मानिसहरूसित शान्ति-सम्झौता गरेका थिए। तिनीहरूले परमप्रभु इझ्राएलका परमेश्वरको समक्ष ती मानिसहरूलाई शपथ दिएका थिए।

सबै मानिसहरूले ती अगुवाहरू विरुद्ध विरोध जनाए जसले सम्झौता गरेका थिए।

19 तर ती अगुवाहरूले उत्तर दिए, “हामीले हाम्रो शपथ दिएका छौं। हामीले परमप्रभु इझ्राएलका परमेश्वरको सामुने शपथ गरेका छौं। अब हामी तिनीहरू विरुद्ध लड्न सक्तैनौं।

20 यो त्यही हो जो हामीले गर्नु पर्छ। हामीले तिनीहरूलाई बाँच्न दिनुपर्छ। हामीले तिनीहरूलाई चोट पुर्याउनु हुँदैन नत्र परमेश्वर हामीसित क्रोधित हुनुहुनेछ किनभने हामीले तिनीहरूलाई दिएको शपथ भङ्गा हुनेछ।

21 यसरथ तिनीहरूलाई जीवित रहन देऊ। तर तिनीहरू हाम्रा सेवक हुनेछन्। तिनीहरूले हाम्रो निम्ति दाउरा काट्नेछन् अनि हाम्रा सबै मानिसहरूका निम्ति पानी बोक्ने छन्।” यसरथ ती अगुवाहरूले ती मानिसहरूसित गरेका प्रतिज्ञा भङ्गा गरेनन्।

22 यहोशूले गिबोनी मानिसहरूलाई बोलाए। तिनले भने, “तिमीहरूले हामीसित किन झट्टो बोल्छौं? तिमीहरूको देश हाम्रो छाउनीको छेउमा थियो। तर तिमीहरूले तिमीहरू टाढा देशका भनेर हामीलाई भन्यौं।

23 अब तिमीहरूका मानिसहरूले अनेक कष्ट पाउने छन्। तिमीहरूका सबै मानिसहरू दास हुनेछन्-तिमीहरूले दाउरा काट्नु पर्नेछ अनि परमेश्वरको मन्दिरका निम्ति पानी बोक्नु पर्नेछ।”

24 गिबोनी मानिसहरूले उत्तर दिए, “हामीले तपाईंसित झट्टो कुरा गर्थौं किनभने हामीलाई तपाईंहरूले मार्नु हुनेछ भनी हामी भयभीत थियौं। हामीले यो सुन्यौं कि परमेश्वरले उहाँका दास मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिनु भनी आज्ञा दिनु भएको थियो। अनि परमेश्वरले तपाईंहरूलाई भन्नुभयो यो देशमा बस्ने सबै मानिसहरूलाई मारिदिनु। त्यसै कारणले हामीले तपाईंसित झट्टो बोल्थौं।

25 अब हामी तपाईंहरूका दासहरू हौं। तपाईं जे उचित ठान्नु हुन्छ तपाईंले गर्न सक्नु हुन्छ।”

26 गिबोनका मानिसहरू यसर ती दास भए। तर यहोशूले तिनीहरूलाई जीवित रहन दिए। यहोशूले इझ्राएलका मानिसहरूलाई तिनीहरूलाई मार्न दिएनन्।

27 यहोशूले गिबोनका मानिसहरूलाई इझ्राएलका मानिसहरूका दास बन्न दिए। तिनीहरूले इझ्राएलका मानिसहरूका निम्ति र परमप्रभुको बेदीका निम्ति दाउरा काट्थे अनि पानी ल्याउथे-परमप्रभुले चुन्नु भएको जुन सुकै स्थानमा ती मानिसहरू आज सम्म पनि दास छन्।

10

त्यो दिन सूर्य अटल रह्यो

1 त्यसबेला अदोमिसेदेक यरुशलेमका राजा थिए। ती राजाले सुने कि यहोशूले ऐ शहरलाई परास्त गरे अनि पूर्णरूपले त्यसलाई नष्ट गरिदिए। ती राजाले थाहा पाए कि यहोशूले यरीहो अनि त्यसका राजालाई पनि त्यसै गरेका थिए। ती राजाले यो पनि थाहा पाए कि गिबोनका मानिसहरूले इझ्राएलका मानिसहरूसित शान्ति सन्धि गरेका थिए। अनि ती मानिसहरू यरुशलेमको अत्यन्त नजिकमा बस्थे।

2 यसरथ अदोमिसेदेक अनि तिनका मानिसहरू अत्यन्त डराएका थिए। गिबोन ऐ शहर जस्तो सानो शहर थिएन। गिबोन अति विशाल शहर थियो। यो एउटा राजकीय शहर जस्तै दृढो थियो। अनि त्यस शहरका सबै मानिसहरू असल लडाकुहरू थिए। यसकारण राजा भयभीत भए।

3 अदोमि सेदेक, यरुशलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मतका राजा पिराम, लाकीशका राजा यापी र एलोनको राजा दबीरकहों समाचारवाहक पठाए,

4 “मेरो साथमा आउनु होस्, अनि मलाई गिबोनमाथि आक्रमण गर्न सहयोग दिनु होस्। गिबोनले यहोशू अनि इस्राएलका मानिसहरूसित शान्ति-सम्झौता गरेकोछ।”

5 यसकारण यी पाँच राजाहरूले तिमीहरूका सेनाहरू जम्मा गरे। (पाँच राजाहरू: यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा अनि एलोनका राजा थिए।) तिमीहरू आफ्ना सैनिकहरू लिएर गिबोनमा गए, शहरलाई घेरा हाले अनि लडाईं लडे।

6 गिबोन शहरका बासिन्दाहरूले गिलगालको छाउनीमा यहोशूकहाँ एकजना समाचारवाहक पठाए। तिनले ल्याएको समाचार यस्तो थियो, “हामी तपाईंहरूका दशहरूलाई नत्याग्नुहोस् चाँडै आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। पहाडी देशका सबै एमोरी राजाहरूले तिमीहरूका सेनाहरूलाई हाम्रो विरुद्ध लड्न ल्याएका छन्।”

7 यसर्थ यहोशू आफ्ना सम्पूर्ण सेनाहरू सहित गिलगालबाट हिंडे। यहोशूका सर्वोत्तम योद्धाहरू तिनीसित थिए।

8 परमप्रभुले यहोशूलाई भन्नुभयो, “ती सेनाहरू देखि भयभीत नहोऊ। म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु। ती सैनिकहरूमा कोही पनि तेरो सामाना गर्ने योग्यको छैन।”

9 यहोशू अनि तिनका सेना तर भरि गिबोन तर्फ हिंडे। शत्रुहरूले यहोशू आउँदैछन् भनेर थाहा पाएन। यसर्थ यो एक आश्चर्यपूर्ण कुरा भयो जब तिनले तिनीहरू माथि आक्रमण गरे।

10 परमप्रभुले ती सेनाहरूलाई अन्योलमा पारिदिनु भयो जब इस्राएलले आक्रमण गरे। यसरी इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे र महान विजय प्राप्त गरे। इस्राएलका सेनाले शत्रुलाई गिबोन देखि बेथारोनको उकालो बाटो सम्म खेडे। इस्राएलका सेनाले आजैका अनि मक्केदा सम्मका मानिसहरूलाई मारे।

11 जब तिनीहरूले शत्रुहरूलाई ओहलालो बाटोमा बेथारोन देखि आजैकासम्म शत्रुहरूलाई खँदै थिए, परमप्रभुले आकाशबाट ठूला-ठूला असिना खसाउनु भयो। यी ठूला-ठूला असिनाहरूद्वारा अनेक शत्रुहरू मारिए। इस्राएली सैनिकहरूका तरवारले भन्दा असिनाद्वारा धेरै मानिसहरूको मृत्यु भयो।

12 त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुने उभिए र परमप्रभुलाई भने:

“हे सूर्य, गिबोन माथि स्थिर बस्।

चन्द्रमा, अय्ययालोन-बेसीमाथि स्थिर बस्।”

13 यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यो कुरोको उल्लेख याशरको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको माझमा रोकियो। यो एक दिन पूरा अचल रह्यो।

14 यस्तो पहिला कहिले पनि भएको थिएन। अनि यस्तो फेरि कहिले हुनेछैन। यो त्यो दिन थियो जुनदिन परमप्रभुले मानिसको कुरा सुन्नु भयो। परमप्रभु वास्तवमा इस्राएलीहरूका निम्ति लडिरहनु भएको थियो।

15 यसपछि, यहोशू अनि तिनका सेना गिलगालको छाउनीम फर्के।

16 तर युद्ध भइरहेको समयमा ती पाँचजना राजाहरू भागेर गए। तिनीहरू मक्केदा नजिकको एक गुफामा लुके।

17 तर तिनीहरूलाई त्यो गुफामा लुकि रहेको कसैले देखे। यहोशूले यस विषयमा थाहा पाए।

18 यहोशूले भने, “गुफा भित्र पसे ढोकालाई ठूला चट्टानहरूले बन्द गरिदेऊ। केही मानिसहरूलाई त्यहाँ राख्नुलाई गर्नु देख।

19 तर तिमीहरू स्वयं त्यहाँ नबस। शत्रुलाई खेद नजागराउ। तिनीहरूलाई लगातार पछिबाट आक्रमण गर। शत्रुलाई तिनीहरूका शहरमा फर्केर जान नदेऊ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिनीहरू माथि विजय प्रदान गराउनु भएको छ।”

20 यसरी यहोशू अनि इस्राएलका सेनाले शत्रुहरूलाई मारे। तर केही शत्रुहरू तिनीहरूको शहरमा, जसका वरिपरि उच्च पर्खालहरू थिए, जान समर्थ भए अनि लुके, ती मानिसहरू मारिएनन्।

21 युद्ध पछि यहोशूका मानिसहरू मक्केदामा तिनी कहाँ फर्की आए। त्यसदेशमा इस्राएलका मानिसहरूको विरुद्ध साहसी मानिस कोही पनि थिएनन्।

22 यहोशूले भने, “गुफाको द्वारमा बन्द गरेका ढुङ्गाहरू हटाऊ। ती पाँचजना राजाहरूलाई मकहाँ ल्याऊ।”

23 यसर्थ यहोशूका मानिसहरूले ती पाँचजना राजाहरूलाई गुफा बाहिर ल्याए। तिनीहरू यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश अनि एलोनका राजाहरू थिए।

24 तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको धिच्रोमा राखे।

25 तब यहोशूले आफ्ना मानिसहरूलाई भने, “बलवान अनि साहसी बन। भयभीत नहो। म तिमीहरूलाई देखाउनेछु जो परमप्रभुले ती शत्रुहरू प्रति गर्नुहुनेछ जोसित तिमीहरू भविष्यमा लड्नेछौ।”

26 त्यसपछि यहोशूले ती पाँच राजाहरूलाई मारे। तिनीहरूको शरीरलाई तिनले पाँचवटा रूखमा झण्ड्याइ दिए। यहोशूले साँझ नभएसम्म तिनीहरूलाई रूखमै झण्डियाए राखे।

27 सूर्यास्तको समयमा यहोशूले उसका मानिसहरूलाई रूखहरूबाट मृत शरीरहरू तल झार्ने आदेश दिए। तिनीहरूले मृत शरीरहरू त्यही गुफामा फर्काए दिए जहाँ स्वयं राजाहरू लुकेका थिए अनि गुफालाई ठूला ढुङ्गाहरूले छोपेका थिए। ती ढुङ्गाहरू आजसम्म त्यहीं छन्।

28 त्यसदिन यहोशूले मक्केदालाई परास्त गरे। यहोशूले त्यस शहरका राजा र प्रजा सबैलाई मारि दिए। त्यहाँ मानिसहरू कोही जीवित छाडिएन। यहोशूले यरीहोका राजा प्रति जे गरेका थिए त्यस्तै मक्केदाका राजा प्रति गरे।

दक्षिणी शहरहरूलाई लिएको

29 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले मक्केदाबाट यात्रा गरे। तिनीहरू लिब्ना गए अनि त्यस शहर माथि आक्रमण गरे।

30 परमप्रभुले इस्राएलका मानिसहरूलाई शहर अनि त्यसका राजालाई पराजित गराइदिनु भयो। इस्राएलका मानिसहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारे। एउटा मानिस पनि जीउंदो रहिनन्। अनि यरीहोका राजालाई गरे जस्तै यहोशूले त्यस राजालाई पनि गरे।

31 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले लिब्ना छाडे अनि लाकीश तिर गए। यहोशू अनि तिनका सेनाले त्यो शहरको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे।

32 लाकीश शहर परास्त गर्न परमप्रभुले तिनीहरूलाई सहयोग गर्नु भयो। तिनीहरूले त्यस शहरलाई दोब्रो दिनमा परास्त गरे। इस्राएलीहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारिदिए जसरी तिनीहरूले लिब्नामा मारेका थिए।

33 गेजेरका राजा होराम लाकीशलाई सहायता गर्नु आए, तर यहोशूले तिनी र तिनका सेनालाई पनि परास्त गरे। तिनीहरू मध्ये एक जनालाई पनि जीवित छाडिएन।

- 34 तब यहोशू अनि इस्राएलका समस्त सेनाहरू लाकीश देखि एलोनतर्फ यात्रा गरे। तिनीहरूले एलोनको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे।
- 35 त्यसदिन तिनीहरूले शहरमा अधिकार गरे अनि शहरका सबै मानिसहरूलाई मारिदिए। यो त्यस्तै कुरा थियो जो तिनीहरूले लाकीश प्रति गरेका थिए।
- 36 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले एलोन देखि हेब्रोनको यात्रामा गए। तब तिनीहरूले हेब्रोन माथि आक्रमण गरे।
- 37 तिनीहरूले हेब्रोन नजिकका सबै स-साना शहरहरू कब्जा गरे। इस्राएलीहरूले त्यस शहरका राजा अनि सबै मानिसहरूलाई मारिदिए। एकजना मानिसलाई पनि जीवित राखेनन्। यो त्यस्तै भयो जस्तो तिनीहरूले एलोन प्रति गरेका थिए। तिनीहरूले शहरलाई ध्वंस पारे त्यहाँ जो थिए सबै मारिए।
- 38 तब यहोशू अनि इस्राएलका सबै मानिसहरू दबीरतिर फर्केर गए र त्यस शहरलाई आक्रमण गरे।
- 39 तिनीहरूले त्यो शहर, त्यसका राजा अनि दबीर नजिकका सबै ससाना शहरहरू अधीनमा लिए। तिनीहरूले त्यस शहरमा भएका हरेक मानिसलाई मारे। कसैलाई पनि जीवित छाडिएन। इस्राएलका मानिसहरूले दबीर अनि त्यसका राजालाई त्यसै गरे जस्तो तिनीहरूले हेब्रोन अनि त्यहाँका राजालाई गरेका थिए। यो त्यस्तै कुरा थियो जस्तो तिनीहरूले लिब्ना अनि त्यसका राजाप्रति गरेका थिए।
- 40 यसरी यहोशूले पहाडी देश, नेगेब, पश्चिमी तराई, अनि पूर्वी तराईका शहरका सबै राजाहरूलाई परास्त गरे। परमप्रभु इस्राएलका परमेश्वरले यहोशूलाई सबै मानिसहरूलाई मारिदिनु भन्नु भएको थियो। यसर्थ यहोशूले ती स्थानहरूमा कसैलाई पनि जीवित छाडेनन्।
- 41 यहोशूले कादेशबर्न देखि गाजा सम्मका समस्त शहरहरू अधिकारमा ल्याए। तिनले गोशेन देखि (मिश्रदेशमा) गिबोन सम्मका सबै शहरहरू कब्जा गरे।
- 42 यहोशूले ती सबै शहरहरू अनि तिनीहरूका राजाहरूलाई एकै चोटि अधीनमा लिए। यहोशूले यसो गरे किनभने, परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका निम्ति युद्ध गरिरहनु भएको थियो।
- 43 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरू गिलगालमा आफ्ना छाउनीमा फर्किए।

11

उत्तरी शहरहरूलाई परास्त गरे

- 1 हासोरका राजा याबीनले जो भयो त्यस विषयमा सबै कुरा सुने। यसर्थ तिनले अनेक राजाहरूका सेनाहरूलाई साथ बोलाउने निश्चय गरे। याबीनले मादोनका राजा, योबाब शिमोनका राजा, आक्षपका राजा,
- 2 अनि उत्तरका पहाडी देश र मरुभूमिका राजाहरूलाई सन्देश पठाए। याबीनले किन्नेरत, नेगेब अनि पश्चिमी तराईका राजाहरूलाई सन्देश पठाए। याबीनले पश्चिमका नाफोत-दोरका राजालाई पनि सन्देश पठाए।
- 3 याबीनले त्यो सन्देश पूर्वमा पनि पश्चिममा भएका कनानी राजाहरूलाई त्यो सन्देश पठाए। तिनले एमोरी, हित्ती, परिज्जी अनि पहाड देशमा बसे यक्ष्सी मानिसहरूलाई पनि सन्देश पठाए। तिनले मिस्रका नजिकको हेमोन पर्वत मुनि बसे हिब्वी मानिसहरूलाई पनि सन्देश पठाए।
- 4 यसकारण यी सबै राजाहरूका सेनाहरू साथ आए। त्यहाँ अनेक योद्धाहरू, अनि अनेक घोडा एवं रथहरू थिए। यो एक अत्यन्त विशाल सेना खचाखच देखिन्थ्यो कि त्यहाँ समुद्रको किनारमा भएका बालुवाका कणहरू जस्तै अनेक मानिसहरू थिए।
- 5 ती सबै राजाहरू इस्राएलको विरुद्धमा एक साथ जम्मा भए। तिनीहरू एक साथ आए अनि इस्राएलीसित युद्ध गर्न मेरोम नदी छेउमा एक साथ छाउनी लगाए।
- 6 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “त्यो सेनादलसित नडरा। भोलि यही समयमा तिमीहरूले तिनीहरूका घोडाहरूलाई लड्नुगडा बनाइ सकेका हुनेछौ अनि तिनीहरूका सबै रथहरू जलाइसकेका हुनेछौ।”
- 7 यहोशू अनि तिनका सम्पूर्ण सेनाले शत्रुलाई उदेक बनाए। तिनीहरूले शत्रुलाई मेरोम नदीमा आक्रमण गरे।
- 8 परमप्रभुले तिनीहरूलाई इस्राएलको निम्ति परास्त पारिदिनु भयो। इस्राएलका सेनाले तिनीहरूलाई मारिदिए अनि तिनीहरूलाई महान सीदोन, मिश्रपोत मैम अनि पूर्वमा मिस्रका बेसी सम्म खेदे। इस्राएलका सेनाहरू शत्रुहरूका एकजना पनि जीवित रहून्जेल सम्म लडे।
- 9 यहोशूले त्यही गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। यहोशूले तिनीहरूका घोडाका खट्टाकाटि दिए र तिनीहरूका रथहरू जलाइदिए।
- 10 त्यसपछि यहोशू फर्किर अनि हासोर शहरलाई कब्जा गरे। यहोशूले हासोरका राजालाई मारिदिए। (हासोर ती सबै राज्यहरूका अगुवा थिए जो इस्राएल विरुद्ध लडे।)
- 11 इस्राएलका सेनाले त्यस शहरका प्रत्येक मानिसलाई मारिदिए। तिनीहरूले सबै मानिसहरूलाई पूर्णरूपले नष्ट गरिदिए। त्यहाँ कोही पनि जीवित छाडिएनन्। त्यसपछि तिनीहरूले शहर जलाइदिए।
- 12 यहोशूले यी सबै शहरहरूलाई अधीनमा लिए। तिनले तिनीहरूका सबै राजाहरूलाई मारिदिए। यहोशूले ती शहरहरूमा भएका हरेक चीजहरू पूर्णरूपले नष्ट गरिदिए। तिनले परमप्रभुका दास मोशाले आज्ञा दिए अनुसार यसो गरे।
- 13 तर इस्राएलका सेनाहरूले पर्वतहरूमाथि निर्माण भएका शहरहरू जलाएनन्। पर्वतमा निर्मित शहर हासोर तिनीहरूले जलाए। यो शहर यहोशूले जलाएको हो।
- 14 इस्राएलका मानिसहरूले शहरमा भेट्टाएका सबै चीजहरू आफ्नै निम्ति राखे। तिनीहरूले सबै पशुहरू राखे जो तिनीहरूले शहरमा पाएका थिए। तर तिनीहरूले त्यहाँका सबै मानिसहरूलाई मारे। तिनीहरूले कुनै पनि मानिसलाई जीवित रहन दिएनन्।
- 15 धेरै अझ परमप्रभुले उहाँका दास मोशालाई यसो गर्न आज्ञा दिनु भएको थियो। तब मोशाले यहोशूलाई यो गर्न आज्ञादिए। यहोशूले ती सबै कुराहरू गरे जो परमप्रभुले मोशालाई भन्नु भएको थियो। कुनै आदेशहरूमा तिनी शिथिल भएनन्। डगा
- 16 यसरी यहोशूले सम्पूर्ण देशमा अधिकार गरे। पहाडी देश नेगेब, गोशेनका सबै क्षेत्र, पश्चिमी तराईका क्षेत्र, यर्दन बेसी अनि इस्राएलका पर्वतहरू र नजिकका सम्पूर्ण पर्वतलाई तिनले नियन्त्रणमा लिए।
- 17 सेइको नजिकको हालका पर्वत देखि हेमोन पर्वतमुनिको लबानोन बेसीको बाल-गादसम्मका सबै भूमि यहोशूको अधिकारमा थियो। यहोशूले त्यस देशका सबै राजाहरूलाई समातेर मारिदिए।
- 18 यहोशू ती राजाहरूको विरुद्ध धेरै वर्ष लडे।
- 19 देश भरिमा एउटा शहरले मात्र इस्राएलसित शान्ति-समझौता गर्‍यो। त्यो हिब्वीहरूको शहर गिबोन थियो। अरु सबै शहरहरू युद्ध जितेर लिएका हुन।
- 20 परमप्रभुले चाहनु हुन्थ्यो कि ती मानिसहरूले सोचुन् कि तिनीहरू शक्तिशाली थिए। तब तिनीहरू इस्राएलको विरुद्ध लडाइँ गर्नेछन्। यस प्रकारले उहाँले तिनीहरूलाई बिना दया नष्ट गर्न सक्नु हुनेछ। उनले तिनीहरूलाई त्यस प्रकारले नष्ट गर्न सक्नेछन्, जुन प्रकारले परमप्रभुले मोशालाई गर्नु भनी आज्ञा दिनु भएको थियो।
- 21 अनाबी मानिसहरू हेब्रोन, दबीर, अनाब, यहदा र इस्राएलका सारा पहाडी देशमा बस्थे। यहोशू तिनीहरू विरुद्ध लडे अनि ती सबै मानिसहरू र तिनीहरूका शहरहरूलाई पूर्ण रूपले नष्ट गरि दिए।

- 22 इस्राएलमा कुनै अनाकी मानिसलाई जीवित छाडिएन। अनाकी मानिसहरू जसलाई जीवित छाडिए ती गाजा, गात अनि अशदोदभिन्न थिए।
 23 यहोशूले इस्राएलको सम्पूर्ण भूमिलाई परमप्रभुले मोशालाई धेरै अधि भन्नु भए के तरीकामा आफ्नो अधिकारमा लिए। अनि यहोशूले इस्राएलका कुल समूहहरूमा ती भूमिहरू विभाजन गरे। आखिरमा, युद्ध अन्त भयो अनि त्यो भूमिमा शान्ति कायम भयो।

12

इस्राएलद्वारा परास्त गरिएका राजाहरू

- 1 इस्राएलका मानिसहरूले यर्दन नदीको पूर्वतर्फका भूमिमा अधिकार गरेका थिए। अर्नोनको बेसी देखि हेर्मोन पर्वतसम्म अनि यर्दनको बेसी तर्फका पूर्व तिरका सम्पूर्ण भूमि तिनीहरूका थिए। यो भूमि लिनका निम्ति इस्राएलका मानिसहरूले परास्त गरेका सबै राजाहरू यस प्रकार छन्;
 2 तिनीहरूले हेशबोन शहरमा बस्ने एमोरी राजा सीहोनलाई परास्त गरे। तिनले अरोएर क्षेत्रदेखि अर्नोन कन्दराको बीच हुँदै अनि गिलादको आधा हुँदै यब्बोक कन्दरासम्म जुन चाहि तिनीहरूको अमोरीहरूसित सीमाना थियो, शासन गर्थे।
 3 उसले यर्दन बेसीको पूर्व किन्नेरेतको झील देखि लिएर खारा समुद्र अनि बेत्यशीमोतको दक्षिणतिर लिएर पिसगाको पहाडहरू सम्म राज्य गर्दथे।
 4 तिनीहरूले बाशानका राजा ओगलाई पनि परास्त गरे। ओग रपाई मानिसहरूबाट थिए। तिनी अस्तारोत अनि एद्रई भूमिमा बस्थे।
 5 ओगले हेर्मोन पर्वत, सलका अनि बाशानका सम्पूर्ण क्षेत्रमा शान गरे। तिनको भूमिको सीमाना त्यहाँ अन्त हुन्थ्यो जहाँ गशर अनि माका ती मानिसहरू बस्दथे। ओगले गिलादका आधा भूमिमा पनि शासन गरे। यो भूमि हेशबोनका राजा सीहोनको इलाकाको सीमानासम्म थियो।
 6 परमप्रभुका दास मोशा अनि इस्राएलका मानिसहरूले यी सबै राजाहरूलाई परास्त गरे। अनि मोशाले त्यो भूमि स्बेनका कुल समूह, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहलाई दिए। मोशाले तिनीहरूलाई त्यो भूमि तिनीहरूको आफ्नै नाउँमा गरिदिए।
 7 यहोशू अनि इस्राएलीहरूले यर्दन नदीको पश्चिमको भूमिहरूका राजाहरूलाई पराजित गरे। अनि यहोशूले यो मानिसहरूलाई दिए अनि यसलाई बाढ कुल समूहमा विभाजित गरिदिए। यो भूमि उत्तरमा लेबनान बेसीको बालगाददेखि दक्षिणमा पर्वत हालाकसम्म जुन (पूर्वतिर) सेइर (एदोम) तिर अघि बढ्दै विस्तारित थियो।
 8 यसमा पहाडी देश, पश्चिमी तराई, यर्दन बेसी पूर्वी पर्वतहरू, मरुभूमि अनि नेगेब सम्मिलित थिए। यो भूमि त्यो थियो जहाँ हिती, एमोरी, कनानी, परिज्जी, हिज्वी अनि यबसी मानिसहरू बस्थे। यहाँ इस्राएलका मानिसहरूले परास्त गरेका राजाहरूको सूची छ:

- 9 यरीहोका राजा#1
 बेतेल नजीकका एका राजा#1
 10 यरुशलेमका राजा#1
 हेब्रोनका राजा#1
 11 यमूतका राजा#1
 लाकीशका राजा#1
 12 एलोनका राजा#1
 गेजेरका राजा#1
 13 दबीरका राजा#1
 गेदेरका राजा#1
 14 होर्माका राजा#1
 आरादका राजा#1
 15 लिब्नाका राजा#1
 अद्रुलामाका राजा#1
 16 मक्केदाका राजा#1
 बेतेलका राजा#1
 17 तप्पूहका राजा#1
 हेपेरका राजा#1
 18 अपेका राजा#1
 लश्शारोनका राजा#1
 19 मादोनका राजा#1
 हासोरका राजा#1
 20 शिमोन-मोरनका राजा#1
 अक्षापका राजा#1
 21 तानाकका राजा#1
 मगिदोका राजा#1
 22 कादेशका राजा#1
 कर्मेलको योकाका राजा#1
 23 दोर पर्वतको दोरका राजा#1
 गिलगालको गोयीमका राजा#1
 24 तिसाका राजा#1

राजाहरूको मोठ संख्या#31

13

अझसम्म नलिएको भूमि

- 1 जब यहोशू अत्यन्त बृद्ध भए, परमप्रभुले तिनलाई भन्नुभयो, “यहोशू तँ बृद्ध भइसकेको छस्, तर तैले अझ धेरै भूमि अधिकारमा ल्याउनुछ।
 2 त्यहाँ पलिश्तीहरू र गश्शरीहरूको भूमि अझै बाँकी नै छ,

- 3 भूमि मिश्रको शिहोर नदीदेखि लिएर एक्रोनको सम्म अनि उत्तरतिरको भूमि सम्म छ। भूमि अइझै पनि कनानी मानिसहरूद्वारा अधिकार भइरहेको छ। पलित्सेतीहरूको पाँच अगुवाहरू गाजी, अश्रदोदी, अशकलोनी, गात अनि एक्रोनलाई नष्ट भएको छैन, न ता अब्की मानिसहरूलाई,
 4 जो दक्षिणतिर बस्छन्। कनानीहरूको सबै भूमि (जुन चाँहि सीदोनीहरूको हो) देखि लिएर अपेक सम्म, जहाँ सम्म एमोरीहरूको सीमानामा पर्छ।
 5 अनि गीबालीहरूको भूमि लबानोनको बाल गादको पूर्वतिर देखि लिएर हेमोको पर्वतको मुनि देखि लेबो-हमात प्राप्त गर्न अझै बाँकी नै छ।
 6 "सबै सीदोनी मानिसहरू, पनि जो लबानोनको पहाडी भूमिदेखि लिएर मिश्रपोत मैमसम्म बस्दछन्। म यी सबै मानिसहरूलाई इस्राएलीहरूका निम्ति भगाइदिनेछु। मैले आज्ञा गरे झैं भूमि तिनीहरूको उत्तराधिकार अनुसार इस्राएलीहरूको बीचमा बाँडिदेऊ।
 7 अब नौ कुल समूहहरू अनि मनशेका आधा कुल समूहको माझ भूमि विभाजन गर।"

भूमि-विभाजन

- 8 रबेन, गाद अनि मनशेका अर्को आधा कुल समूहहरूले सबै तिनीहरूका भूमि अधिनि लिइसकेका थिए। परमप्रभुका दास मोशाले तिनीहरूलाई यर्दन नदी पूर्वको भूमि दिए।
 9 तिनीहरूको भूमि आरोएर देखि शुरू भएर अर्नोनको बेंसी अनि बेंसीको बिचमा भएको शहर सम्म थियो। अनि त्यसमा मेदबा देखि दीबोन सम्मको सम्पूर्ण भूमि सम्मिलित थिए।
 10 एमोरी मानिसहरूका राजा सीहोनले शासन गरेका सबै शहरहरू त्यस भूमिमा थिए। ती राजाले हेरबोनको शहरमा शासन गरेका थियो। त्यो भूमि त्यो क्षेत्रसम्म फैलिएको थियो जहाँ एमोरी मानिसहरू बस्थे।
 11 गिलाद शहर पनि त्यस भूमिमा थियो। अनि त्यो क्षेत्र जहाँ गशर अनि माकाका मानिसहरू त्यस भूमिमा बस्दथे। सम्पूर्ण हेमोन पर्वत अनि सम्पूर्ण बाशानका सलकासम्मको क्षेत्र त्यस भूमिमा थियो।
 12 बाशानमा ओगको सम्पूर्ण राज्य विगतमा जसले अश्रतारोत र एदईहरूमा शासन, गरेका थिए। ओग रपाई मानिसहरूको अन्तिम थिए, मोशाले यी मानिसहरूलाई आक्रमण गरे अनि तिनीहरूको भूमि लिए।
 13 इस्राएलका मानिसहरूले गेशर अनि माकाका मानिसहरूलाई बाहिर निकलन बाध्य तुल्याएनन्। ती मानिसहरू अझसम्म इस्राएलका मानिसहरूमा माझ बस्छन्।
 14 लेवी कुल समूह मात्र त्यो एक थियो। जसले कुनै भूमि प्राप्त गरेन। बदलामा लेवीका मानिसहरूले ती सबै पशुहरू पाए जो आगोद्वारा परमप्रभु परमेश्वरलाई अर्पण गरिएका थिए। यो त्यही थियो जो परमप्रभुले तिनीहरूलाई भाकल गर्नु भएको थियो।
 15 मोशाले प्रत्येक कुल समूहलाई रबेनका कुल समूहबाट केही भूमि दिएका थिए। तिनीहरूले पाएको भूमि यो हो:
 16 यो भूमि अर्नोनको बेंसी नजिकको आरोएर मेदबा शहरसम्म थियो। यसमा सम्पूर्ण समतल भूमि अनि बेंसी माझको शहर सम्मिलित थियो।
 17 त्यो भूमि हेरबोनसम्म लगातार थियो। यसमा समतल भूमिको सबै शहरहरू सम्मिलित थियो। ती शहरहरू दीबोन, बमोतबाल, बेतबाल्मोन,
 18 यहसा, कदेमोत, र मेपात,
 19 क्रियातिम, सिब्मा, डाँडाको बेंसी सेरथशेहर,
 20 बेतपोर, पिसगाको पाखो अनि बेत्यशीमोत थिए।
 21 यसरी त्यहाँका सबै भूमिमा अनि सबै क्षेत्रमा एमोरी मानिसहरूका राजा सीहोनले शासन गर्थे, सम्मिलित थिए। ती राजाले हेरबोनमा शासन गर्थे। तर मोशाले तिनलाई अनि मिघानका अगुवाहरूलाई परास्त गरेका थिए। ती अगुवाहरू एवी, रेकेम, सर, हर अनि रेबा थिए। (यी सबै अगुवाहरू एक साथ सीहोन विरुद्ध लडेका थिए।) यी सबै अगुवाहरू त्यस देशमा बस्थे।
 22 इस्राएलका मानिसहरूले बओरका छोरा बिलामलाई परास्त गरे। (बालामले भविष्य भन्नका निम्ति जादूको उपयोग गर्ने कोशिश गरे।) इस्राएलका मानिसहरूले युद्धमा धेरै मानिसहरूलाई मारे।
 23 जो भूमि रबेनलाई दिइएको थियो त्यो यर्दन नदीको किनारमा टुङ्गिइन्थ्यो। यसर्थ रबेनलाई दिइएको भूमिमा यी सबै शहरहरू र सूचीमा भएका तिनीहरूका खेतहरू सम्मिलित थिए।
 24 मोशाले गादका कुल समूहलाई दिएको भूमि यही हो। मोशाले यो भूमि प्रत्येक कुल समूहलाई दिए।
 25 याजेरको भूमि अनि गिलादका सम्पूर्ण शहरहरू। तिनीहरूलाई मोशाले रबकाको नजिकको आरोएरसम्म अनि अमोनीहरूका आधाभूमि दिए।
 26 त्यो भूमि हेरबोन देखि रामत मिसपा अनि बेतोनीम सम्मका क्षेत्रहरू सम्मिलित थिए। त्यो भूमि महनोम देखि दबीरको सीमानासम्म थियो।
 27 त्यस भूमि बेथाराम बेंसी, बेतनिग्रा सुक्कोत, र सापोन सम्मिलित थिए। अन्य भूमि जो सीहोन, हेरबोनका राजाले शासन गरेका थिए यो सबै भूमि सम्मिलित थियो। यो भूमि यर्दन नदीको पूर्वतर्फ र गालील समुद्रको छेउसम्म थियो।
 28 यी सबै भूमिहरू जो मोशाले गादका कुल समूहलाई दिएका थिए। त्यो भूमिमा सूचीमा भएका सबै शहरहरू सम्मिलित थिए। मोशाले त्यो भूमि प्रत्येक कुल समूहलाई दिएका थिए।
 29 मोशाले मनशेका आधा कुल समूहलाई दिएको भूमि यही हो। मनशेको कुल समूहका सबै कुलका आधाले यो भूमि प्राप्त गरे:
 30 त्यो भूमि महनोमबाट शुरू भएको थियो। त्यो भूमिमा सम्पूर्ण बाशान सम्मा, र बाशानका राजा ओगले शासन गरेका सम्पूर्ण भूमि, बाशान र याईका सबै शहरहरू सम्मिलित थिए। (त्यहाँ जम्मा साठीवटा शहरहरू थिए।)
 31 त्यो भूमिमा गिलादको आधा, अश्रतारोत अनि एदई-ओगको राजधानीवरिपरिका शहरहरू पनि सम्मिलित थिए। यी सबै भूमिहरू मनशेका छोरा माकीरका कुललाई दिए। ती छोराहरू मध्ये आधाले यो भूमि प्राप्त गरे।
 32 मोशाले यी सबै भूमि ती कुल समूहहरूलाई दिए, मोशाले यसो गरे जब मानिसहरू मोआबको समतल भूमिको छाडनीमा बसेका थिए। यो यरीहोको पूर्व यर्दन नदी पारी थियो।
 33 मोशाले लेवी कुल समूहलाई कुनै पनि भूमि दिएनन्। परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नु भएको छ कि उहाँ स्वयं लेवी कुल समूहका निम्ति भेट्नु हुनेछ।

14

- 1 पूजाहारी एलाजार, नन्का छोरा यहोशू अनि इस्राएलका सबै कुल समूहका अगुवाहरूले कनानमा कुन चाहि भूमि मानिसहरूलाई दिने भनि निर्णय गरे।
 2 परमप्रभुले धेरै अधि त्यो तरिका मोशालाई आज्ञा गर्नु भएको थियो जुन तरिकाले उहाँ चाहनु हुन्थ्यो, कि मानिसहरूले आफ्ना भूमि छानुन। साढे नौ कुल समूहका मानिसहरूले कुन भूमि कस-कसले पाउने सो निर्णय गर्नका निम्ति चिन्ता लगाए।
 3 मोशाले अधिने अढाई कुल समूहलाई यर्दन नदीको पूर्व तिरको भूमि तिनीहरूलाई दिइसकेका थिए। तर अन्य मानिसहरूलाई दिए जस्तै लेवी कुल समूहलाई कुनै भूमि दिइएन।

4 ती बाह्र कुल समूहहरूलाई तिनीहरूकै भूमि पाए। यसफका छोराहरू दुई कुल समूहमा विभाजन भएका थिए मनश्शे अनि एषैम। अनि प्रत्येक कुल समूहले केही भूमि प्राप्त गरे। तर लेवी कुल समूहका मानिसहरूलाई कुनै भूमि दिइएन। तिनीहरूलाई बय्रका निम्ति केवल केही शहरहरू दिए। अनि यी शहरहरू प्रत्येक कुल समूहका भूमिमा थिए। तिनीहरूलाई आफ्ना पशुहरू अनि खेतहरू पनि दिइयो।

5 परमप्रभुले मोशालाद्वारा आज्ञा गरे अनुसार इझ्राएलको मानिसहरूले भूमि विभाजित गरे।

कालेबले आफ्नो भूमि प्राप्त गरे

6 एकदिन यहूदाका कुल समूहबाट केही मानिसहरू गिलगालमा यहोशूकहाँ गए। ती मानिसहरू मध्ये एकजना कनज्जी-यपुनेका छोरा कालेब थिए। कालेबले यहोशूलाई भने, “परमप्रभुले कादेशबर्नेमा तपाईं र मेरो विषयमा उहाँको दास मोशालाई भन्नु भएका कुराहरू तपाईंलाई याद छ।

7 हामी जहाँ जाँदै थियौं परमप्रभुका दास मोशाले मलाई भूमि हेर्न पठाउनुभयो। त्यस समयमा म चालीस वर्षको थिएँ। जब म फर्केँ, जो यसको बारेमा इमान्दारी साथ मेलै अनुभव गरेको थिएँ। मैले मोशालाई भने।

8 ती अन्य मानिसहरू जो मसित गएका थिए तिनीहरूले मानिसहरूलाई ती कुराहरू भने जसले तिनीहरूलाई भयभीत तुल्याए। तर म साँच्चै नै विश्वास गरे कि परमप्रभुले त्यो भूमि हामीलाई दिनुहुनेछ।

9 यसकारण त्यसदिन मोशाले मसित एउटा प्रतिज्ञा गरे। तिनले भने, ‘त्यो भूमि जहाँ तिमी गयो त्यो तिप्रो हुनेछ। तिम्रा छोरा-छोरीहरू सदाका निम्ति त्यो भूमिको मालिक हुनेछन्। म त्यो भूमि तिमीलाई दिनेछु। किनभने तिमीले साँच्चै नै परमप्रभु, मेरा परमेश्वर माथि विश्वास गरेका छौं।’

10 “अहिले, परमप्रभुले भन्नु भए अनुसार पैतालीस वर्ष सम्म उहाँले मलाई जीवित राख्न भएको छ। त्यस समयमा हामी सबै मरूभूमिमा बिनाकाम घुमि-हिँड्यौं। अहिले म पचासी वर्ष पुँगें।

11 म अझै उतिकै बलियो छु जतिबेला मोशाले मलाई बाहिर पठाएका थिएँ। म त्यसबेला जस्तै आज पनि युद्ध गर्न सक्छु।

12 यसर्थ अब मलाई त्यो पहाडी देश दिनुहोस जो परमप्रभुले धेरै अघि मलाई वचन दिनु भएको थियो। त्यससमय तपाईंले सुन्नु भयो कि शक्तिशाली अनाकी मानिसहरू त्यहाँ बस्थे। अनि शहरहरू अत्यन्त ठूला र सुरक्षित थिए। तर अब, हुन सक्छ, परमप्रभु मेरो साथ हुनुहुन्छ अनि परमप्रभुले भन्नु भए झै त्यो भूमि म लिने छु।”

13 यहोशूले यपुनेका छोरा कालेबलाई आशीर्वाद दिए। यहोशूले तिनलाई आफ्नै हुने गरी हेब्रोन शहर दिए।

14 अनि त्यो शहर अझ पनि कनिज्जी यपुनेका छोरा कालेबको अधीनमा छ किनभने उसले परमप्रभु इझ्राएलका परमेश्वर प्रति विश्वास गरे अनि उहाँको आदेश पालन गरे।

15 पहिले त्यो शहरलाई कितर्याबा भनिन्थ्यो। शहरको नाउँ अनाकी मानिसहरू मध्ये सबै भन्दा महान मानिस अर्बाको नाउँमा राखिएको थियो। त्यसपछि, त्यो भूमिमा शान्ति छायो।

15

यहूदाका निम्ति भूमि

1 त्यो भूमि जो यहूदालाई दिइएको थियो त्यो कुल समूहका माझ विभाजन गरियो। त्यो भूमि एदोमको सीमानासम्म अनि दक्षिणमा तेमानको सीन मरूभूमिसम्म फैलिएको थियो।

2 यहूदाको भूमिको दक्षिणी सीमाना खारा समुद्रको दक्षिण अन्त देखी शुरू भएको थियो।

3 सीमाना अक्रबीन छिस्वोको दक्षिणबाट जीन मरूभूमि तर्फ अनि माथि कादेश तिर यसको दक्षिणतिरबाट हुँदै हेब्रोन कटेर अदरसम्म अनि त्यहाँबाट कर्कासम्म गयो।

4 यो सीमाना मिश्रको खोला अज्मोन तिर बढेर गएको थियो। अनि त्यसपछि भूमध्य सागर तर्फ अघि बढेको थियो। यो तिनीहरूको दक्षिणी सीमाना हो।

5 तिनीहरूको पूर्वी सीमाना खारा समुद्र किनार देखि त्यो क्षेत्र सम्म फैलिएको थियो, जहाँ यर्दन नदी, खारा समुद्र भित्र बग्दथ्यो।

तिनीहरूको उत्तरी सीमाना त्यो क्षेत्रबाट शुरू भएको थियो, जहाँ यर्दन नदी खारा समुद्र भित्र प्रवेश गर्दथ्यो।

6 बेथोग्लमदेखि उत्तरमा बेतराबा सम्म सीमाना फैलिएको थियो। त्यो सीमाना बोहनको चट्टान छिचलेर गएको थियो। (बोहन: स्बेनका छोरा थिए।)

7 उत्तरी सीमाना आकोर वेशिदिखि दबीरको उकालोसम्म छ। तब सीमाना उत्तरतर्फ सोजो गिलगाल तिर गएको थियो। गिलगाल बाटोको अर्को पट्टि छ जुन अदुम्मीम पर्वत भएर गएको छ। त्यो सानो खोलाको दक्षिण पट्टि थियो। त्यो सीमाना एशोमेशको खोला पछिल्लिर गएको थियो। त्यो सीमाना एन्गेग्लमा अन्त भएको थियो।

8 त्यसपछि त्यो सीमाना यबसी शहरको दक्षिणी छेउबाट हिन्नोम बेसी भाएर गएको थियो। (त्यो यबसी शहरलाई यस्शलेम भनिन्थ्यो।) त्यस स्थानमा त्यो सीमाना हिन्नोम बेसीको पन्ध्रममा भएको पहाडको चुचुरो तिर गएको थियो। यो रपाईं बेसीको उत्तरतर्फ अन्तमा थियो।

9 त्यस स्थान देखि त्यो सीमाना नेमोहको पानीको तलाउ तर्फ गएको थियो। त्यस पछि त्यो सीमाना एषोन नजिकका शहरहरू तिर गएको थियो। त्यस स्थानमा त्यो सीमाना घुमेर बाला तिर गएको थियो। (बालालाई किर्यत्यारी पनि भनिन्छ।)

10 बालामा त्यो सीमाना पन्ध्रिम तर्फ घुमेको थियो। अनि सेइरको पहाडी देश तर्फ गएको थियो। त्यो सीमाना यारीम पर्वत (कसालोन)को उत्तरी छेउसम्म भाएर तलतिर बेतेशमेश तिर फैलिएको थियो। त्यहाँ देखि त्यो सीमाना तिम्रामा पार गरेर गएको थियो।

11 सीमाना एकोनको उत्तरी पहाड भाएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझै यन्नेल भाएर भूमध्य सागरमा अन्त भएको थियो।

12 भूमध्य सागर यहूदको भूमिको पन्ध्रिमी सीमाना थियो। यसरी यहूदाको भूमि यी चार सीमानाहरू भित्र थियो। यहूदाका कुलहरू यो क्षेत्रमा बस्थे।

13 यहोशूले यपुनेको छोरो कालेबलाई यहूदाको निम्ति तोकिएको क्षेत्रभित्रको केही भूमि परमप्रभुले भन्नु भए झै नै दिए। तिनले अर्बा किर्यावाको शहर (जसलाई हेब्रोन शहर भनिन्छ) अनाकका पिताले तिनलाई दिए।

14 कालेबले हेब्रोनमा बसेका तीन अनाकी वंशहरूलाई त्यो स्थान छोड्न बाध्य तुल्याए। ती वंशहरू शेअै, अहीमन र तल्मै थिए। तिनीहरू अनाक वंशका थिए।

15 त्यसपछि कालेब दबीर निवासीहरूको विरुद्ध अधिबढे (पहिला, दबीरलाई किर्यत सेपेर पनि भनिन्थ्यो।)

16 कालेबले भने, “म किर्यत सेपेर माथि आक्रमण गर्न चाहन्छु। म मेरे छोरी अक्सालाई त्यस मानिसलाई दिनेछु जसले आक्रमण गरेर त्यो शहरलाई परास्त गर्छ। म त्यस मानिसलाई मेरो छोरी विवाह गर्न दिनेछु।”

17 ओत्रिएल कालेबका भाई कनजका छोरा थिए। ओत्रिएलले त्यो शहरलाई परास्त गरे, यसकारण कालेबले आफ्नी छोरी अक्सालाई ओत्रिएलसँग विवाह गरिदिए।

18 जब अक्सा ओत्रिएल कहों आई, ओत्रिएलले अक्सालाई भने तिम्रा बाबु कालेबसित पानी भएको उब्जाउ भूमिको निम्ति बिन्ती गर। अक्सा आफ्ना पिताकहों गइनु। जब तिनी आफ्नो गधाबाट ओलिइनु, कालेबले सोधे, “तेँ के चाहन्छस्?”

19 अक्साले उत्तर दिइनु, “मलाई एउटा आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगवमा सूखा भूमि दिनुभयो। दयागरी मलाई पानी भएको केही भूमि पनि दिनु होस्।” यसर्थ तिनले चाहेको भूमि कालेबले दिए। तिनले त्यो भूमिको पानीका माथिल्लो अनि तल्लो पोखरीहरू दिए।

20 यहदाका कुल समूहले त्यो भूमि प्राप्त गरे, जो परमप्रभुले तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। प्रत्येक कुल समूहले भूमिको अंश पाए।

21 यहदाका कुल समूहले नेगेबको दक्षिणी अंशका सबै शहरहरू प्राप्त गरे। यी शहरहरू एदोमको सीमाना नजिकै थिए। यहाँ ती शहरहरूको सूची छः

- 22 कब्सेल, एदेर, यागर,
- 22 क्रीना, दीमोना, अदादा,
- 23 केदेश, हासोर, यिद्रान,
- 24 जीप, तेलेम, बालोत,
- 25 हासोरादन्ता, किरय्योथ-हेसोन (हासोर),
- 26 अमान, शर्मा, मोलादा,
- 27 हसगद्दा, हेशमोन, बेत्पालेत,
- 28 हसर्शुआल, बेशेर्बा, बिज्योत्या,
- 29 बाला, ईम, एसेम,
- 30 एल्लोलद, कसील, होर्मा,
- 31 सिक्लग, मद्मन्ना, सन्सन्ना,
- 32 लबाओत, शिल्हीम, एन अनि रिम्मोन। त्यहाँ सबजसम्म उन्तीसवटा शहर अनि तिनका सबै खेतहरू थिए।

33 यहदाका कुल समूहले पश्चिमी तराईमा भएका शहरहरू पनि पाए। ती शहरहरूको सूची यहाँ छः

- एशुतल, सारा, अश्रा,
- 34 जानोह, एन्न्नीम, तपूह, एनाम,
- 35 यर्मूत, अदुल्लाम, सोको, अजेका,
- 36 शौम, अर्दीतम, अनि गदेरा (गदेरोतेम) त्यहाँ जम्मा चौधवटा शहरहरू अनि तिनका सबै खेतहरू थिए।

37 यहदाका कुल समूहलाई यी शहरहरू पनि दिइएः

- सनान, हदाशा, मिदुलाद,
- 38 दिलान, मिस्पे, योत्केल,
- 39 लाक्कीश, बोस्कत, एल्लोन,
- 40 कोब्बन, लहमाम, कितलीश,
- 41 गदेरोत, बेत्दागान, नामा अनि मक्केदा। त्यहाँ जम्मा सोह्रवटा शहर अनि ती वरिपरिका सबै खेतहरू थिए।

42 यहदाका मानिसहरूले यी शहरहरू पनि पाएः

- लिब्ना, एतेर, आशान,
- 43 यिमाह, अश्रा, नसीब,
- 44 क्रीला, अक्जीब अनि मोरेशा। त्यहाँ जम्मा नौवटा शहर अनि ती वरिपरिका खेतहरू थिए।
- 45 यहदाका मानिसहरूले एक्रोन शहर अनि यसका नजिकका सबै स-साना शहरहरू र ती वरिपरिका खेतहरू पनि प्राप्त गरे।
- 46 तिनीहरूले एक्रोनको पश्चिमको क्षेत्र अनि अशदोद नजिकका सबै खेतहरू अनि शहरहरू पनि पाए।
- 47 अशदोद वरिपरिका सबै क्षेत्र अनि स-साना शहरहरू यहदाको भूमिका अंश थिए। यहदाका मानिसहरूले गाजा वरिपरिका क्षेत्र अनि खेतहरू अनि त्यसका नजिकमा भएका शहरहरू पनि प्राप्त गरे। तिनीहरूको भूमि भिन्नको नदीसम्म लगातार फैलिएको थियो। अनि तिनीहरूको भूमि, भूमध्य समुद्रको किनारा छेउ छाउ सम्म लगातार थियो।

48 यहदाका मानिसहरूलाई पहाडी देशका शहरहरू पनि प्रदान गरे। ती शहरहरूको सूची यहाँ छः

- शामीर, यतीर, सोको,
- 49 दन्ना, किर्यत्सन्ना (दबीर),
- 50 अनाब, एशतमो, अनीम,
- 51 गोशेन, होलोम, अनि गीलोह। त्यहाँ जम्मा एघारवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

52 यहदाका मानिसहरूलाई यी शहरहरू पनि दिइएः

- अरब, दुमा, एशान,
- 53 यान्म, बेत्पूह, अपेका,
- 54 हुम्ता, किर्यतर्बा (हेब्रोम) अनि सीओर। त्यहाँ नौवटा शहरहरू र ती वरिपरिका सबै खेतहरू थिए।

55 यहदाका मानिसहरूलाई यी शहरहरू पनि दिइएः

- माओन, कर्मेल, जीप, यता,
- 56 यिजेेल, योक्दाम, जानोह,
- 57 कैन, गिबा अनि तिम्ना। त्यहाँ जम्मा दशवटा शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।

58 यहदाका मानिसहरूलाई यी शहरहरू पनि प्रदान गरिएः

- हल्हल, बेत्सर, गदोर,
 59 मारात, बेतनेत, एलतकोन। सबजम्मा त्यहाँ छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
 60 यह्दाका मानिसहरूलाई (रब्बा अनि किर्यतबाल जोकिर्यतारिम) यी दुइ शहरहरू पनि दिइए।
- 61 यह्दाका मानिसहरूलाई मरुभूमिमा भएका शहरहरू पनि दिइए। यहाँ ती शहरहरूको सूचीछः
 बेतराबा, मिदीन, सकाका,
 62 निशान, नूनको शहर अनि एनगदी। त्यहाँ सबजम्मा छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
- 63 यह्दाका सेना यरुशलेममा बसेका यबूसी मानिसहरूलाई बाहिर निकलन बाध्य तुल्याउन सामर्थ भएनन्। यसर्थ आजसम्म यरुशलेममा यह्दाका मानिसहरू माझ यबूसी मानिसहरू बस्छन्।

16

एप्रैम अनि मनश्शेका निम्ति भूमि

- 1 यो त्यो भूमि हो जो यूसुफका कुलले प्राप्त गरे। यो भूमि यरीहो नजिकै यर्दन नदीबाट शुरू भएर यरीहोको जल क्षेत्रसम्म लगातार फैलिएको थियो।(यो यरीहोको ठीक पूर्वमा थियो।) यसको सीमाना यरीहो देखि माथि तिर बेटेलको पहाडी देशसम्म लगातार फैलिएको थिए।
 2 त्यसपछि त्यो सीमाना बेटेल (लाज) देखि अरकीको सीमाना अतारोत तर्फ लगातार गएको थिए।
 3 तब सीमाना थल्पेतीको सीमानासम्म पश्चिमतिर गयो। त्यो सीमाना निम्न बेथोरोन तर्फ गएको थिए। त्यसपछि त्यो सीमाना गेजेर तर्फ गएर भूमध्य समुद्र तिर फैलिएको थियो।
 4 यसरी मनश्शे अनि एप्रैमका मानिसहरूले आफ्ना भूमिप्राप्त गरे। (मनश्शे अनि एप्रैम यूसुफका छोराहरू थिए।)
 5 एप्रैमका मानिसहरूलाई दिइएको भूमि यो हो: तिनीहरूको पूर्वी सीमाना अन्नोतद्गर, उच्च बेथोरोनको नजिकैबाट शुरू भएको थियो।
 6 अनि पश्चिमी सीमाना मिक्मतातबाट शुरू भएको थियो। त्यो सीमाना पूर्वतिर तानल्लीलो तर्फ घुमेर पूर्वतिर यानोहसम्म लगातार गएको थियो।
 7 त्यसपछि त्यो सीमाना यानोह देखि तलतिर अतारोत अनि नारासम्म गएको थियो। त्यो सीमाना यरीहोलाई नछोएर सम्म लगातार गएर यर्दन नदीमा समाप्त भएको थिए।
 8 त्यो सीमाना तप्पूह देखि पश्चिम तिर कानाको बेसी तर्फ गएर समुद्रमा समाप्त भएको थियो। यो सबै भूमिहरू एप्रैमका मानिसहरूलाई दिइएका भूमिहरू। त्यस कुल समूहका प्रत्येक वंशले यो भूमिको एक अंश पाए।
 9 एप्रैमको सीमानाका अनेक शहरहरू वास्तवमा मनश्शेका सीमाना भित्र थिए। तर एप्रैमका मानिसहरूले ती शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।
 10 तर एप्रैमका मानिसहरूले कनानी मानिसहरूलाई गेजेर शहर छाड्न बाध्य तुल्याउन समर्थ थिएनन्। यसकारण कनानी मानिसहरू एप्रैमी मानिसहरू माझ बस्छन्। तर कनानी मानिसहरू एप्रैमी मानिसहरूका दास भएका छन्।

17

- 1 तब मनश्शेका कुल समूहलाई भूमि दिइयो। मनश्शे यूसुफका जेठा छोरा थिए। मनश्शेका जेठा छोरा मार्कीर थिए, जो गिलादका पिता थिए। मार्कीर एकजना महान सैनिक थिए, यसर्थ गिलाद अनि बाशानका क्षेत्रहरू मार्कीरका वंशलाई दिए।
 2 मनश्शेका कुल समूहका अन्य वंशहरूलाई पनि भूमि दिए। ती कुलहरू अबीएजेर, हेलेक, अस्मीएल, शेकेल, हेपेर अनि शमीदा थिए। यी सबै मानिसहरू यूसुफका छोरा मनश्शेक अन्य छोराहरू थिए। यी मानिसका कुलहरूले भूमिका आफ्ना अंश प्राप्त गरे।
 3 सलोफाद हेपेरका छोरा थिए। हेपेर गिलादका छोरा थिए। गिलाद मार्कीरका छोरा थिए अनि मार्कीर मनश्शेक छोरा थिए। सलोफादका कुनै छोराहरू थिएनन् तर तिनका पाँच जना छोरी थिए। तिनीहरूको नाउँ महला, नोआ, होग्ला, मिल्का अनि तिसा थियो।
 4 ती छोरीहरू एलीजार, पूजाहारी, नूनका छोरा यहोशू अनि सबै अगुवाहरूकहाँ गए। ती छोरीहरूले भने, “परमप्रभुले मोशालाई भन्नुभयो कि उहाँले हामीलाई त्यसरी नै भूमि दिउन् जसरी हाम्रा पुर्ख नातेदारहरूलाई दिइन्छ।” यसर्थ तिनले परमप्रभुको आज्ञा पालन गरे अनि छोरीहरूलाई केही भूमि दिए। यसरी यी छोरीहरूले आफ्ना काकाहरूले जस्तै आफ्नो भूमि पाए।
 5 यसरी मनश्शेका कुल समूहका यर्दन नदीको पश्चिमतर्फ दशवटा क्षेत्रहरू अनि यर्दन नदीको अर्को तर्फका गिलाद अनि बाशानका भूमिका दुइ अधिक क्षेत्रहरू भए।
 6 यसरी नै मनश्शेका कुल समूहका यी श्रीहरूले पनि पुरषहरूले जस्तै भूमि प्राप्त गरे। गिलादको भूमि बाँकी रहेका मनश्शेका सन्तानहरूलाई दिइयो।
 7 मनश्शेका भूमिहरू आशेर अनि मिक्मतात माझको क्षेत्रमा थिए। यो शकेमको नजिकै छ। यसको सीमाना दक्षिण तर्फ एलतप्पूहको क्षेत्रतिर गएको थियो।
 8 तप्पूह वरिपरिका भूमि मनश्शेका थियो, तर तप्पूह शहर तिनको थिएन। तप्पूह शहर मनश्शेको भूमिको सीमानामा थियो अनि यो एप्रैमका मानिसहरूको थियो।
 9 मनश्शेको सीमाना दक्षिण तिर कानाको बेसीसम्म लगातार थियो। यो क्षेत्र मनश्शेका कुल समूहको थियो, तर शहरहरू एप्रैमका मानिसहरूका थिए। मनश्शेको सीमाना नदीको उत्तर तर्फ थियो अनि यो पश्चिम तर्फ भूमध्य समुद्रसम्म फैलिएको थियो।
 10 दक्षिण तर्फको भूमि एप्रैमको थियो। अनि उत्तर तर्फको भूमि मनश्शेको थियो। भूमध्य समुद्र पश्चिमी सीमानामा थियो। त्यो सीमानाले उत्तरमा आशेरको भूमि अनि पूर्वमा इस्साकारको भूमिलाई छोएको थियो।
 11 मनश्शेका मानिसहरूको इस्साकार अनि आशेर क्षेत्रहरूमा पनि शहरहरू पनि थिए। बेत्सान, यिवलाम अनि वरिपरिका स-साना शहरहरू मनश्शेका कुल समूहको थिए। मनश्शेका मानिसहरू दोर, एन्दोर, तानाक, मिगदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा पनि बस्थे। तिनीहरू नापोतका तीन शहरहरूमा पनि बस्थे।
 12 मनश्शेका मानिसहरू ती शहरहरू परास्त गर्न समर्थ भएनन्। यसर्थ कनानी मानिसहरू त्यहाँ बसिरहे।
 13 तर इयाएलका मानिसहरू शक्तिशाली भए। जब यस्तो भयो तब तिनीहरूले कनानका मानिसहरूलाई आफ्ना निम्ति काम गर्न बाध्य तुल्याए। तिनीहरूले कनानी मानिसहरूलाई त्यो भूमि छोड्न बाध्य तुल्याएनन्।
 14 यूसुफका कुल समूहले यहोशूसित बात गरे र भने, “तपाईंले हामीलाई भूमिको एक भाग मात्र दिनुभयो। जब हामी यति धेरै संख्यामा छौं, परमप्रभुले ज्यादा संख्यामा आशीर्वाद दिनु भएको छ, कि सम्पूर्ण भूमिबाट हामीलाई एक भाग मात्र दिऔं?”

15 यहोशूले तिनीहरूलाई उत्र दिए, “यदि तिमीहरूसित अति धेरै मानिसहरू भए तब माथि पहाडी भूमिको जङ्गलले भरिएको क्षेत्रमा जाऊ अनि त्यो भूमिको जङ्गल फाँटेर त्यसलाई प्रयोग गर्न सक्छौ। त्यो भूमि अहिले परिज्जी अनि रपाई मानिसहरूको हो। तर यदि एप्रैमको पहाडी देश तिमीहरूका निम्ति अति सानो भए गएर त्यो भूमि लेऊ।”

16 यूसुफका सन्तानले भने, “हाम्रो लागि पर्वतहरू प्रशस्त भूमि हुने छैन, तर हामी ती बेसीहरूलाई लिन सक्तैनौं कारण बेशानको नजिकै यिर्जेब बेसीमा बसे र वरिपरिका गाउँहरूमा बसे कनानीका रथहरू छन् (अनि हाम्रो छैनन्।)”

17 तब यहोशूले यूसुफ, एप्रैम अनि मनश्शेका मानिसहरूलाई भने, “तर तिमीहरू त्यहाँ अति धेरै छौ। अनि तिमीहरू अत्यन्त शक्तिशाली छौ। तिमीहरूले भूमिको एक हिस्सा भन्दा अधिक पाउनु पर्छ।

18 तिमीहरूले पहाडी देश लिने छौ। त्यो एक जङ्गल हो, तर रूखहरू काटेर त्यस स्थानलाई बसका निम्ति असल तुल्याउन सक्छौ। अनि त्यो सम्पूर्ण भूमि तिमीहरूको हुनेछ। कनानी मानिसहरूलाई त्यो भूमि छोड्न तिमीहरूले वाध्य तुल्याउने छौ। तिनीहरू बलिया र तिनीहरूसित शक्तिशाली हात हतियारहरू भएता पनि तिमीहरूले तिनीहरूलाई पराजित गर्नेछौ।”

18

शेष भूमिको विभाजन

1 समस्त इम्राएली मानिसहरू शीलामा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इम्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे।

2 तर त्यस समय त्यहाँ अझ इम्राएलका सात कुल समूहहरू थिए परमेश्वरले भाकल गर्नु भएको भूमि तिनीहरूलाई अझ सम्म पनि प्राप्त भएको थिएन।

3 त्यसपछि यहोशूले इम्राएलका मानिसहरूलाई भने, “तिमीहरूको भूमि लिन तिमीहरू किन यतिलामो पर्यन्त छौ? परमप्रभु, तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भन्नु भएको छ।

4 यसर्थ तिमीहरू प्रत्येक कुल समूहले तीन मानिसहरूलाई चुन्नु पर्छ। म ती मानिसहरूलाई भूमिको निरक्षण गर्न पठाउने छु। तिनीहरूले त्यो भूमिको विवरण लिनेछन् अनि तिनीहरू फर्केर मकहाँ आउनेछन्।

5 तिनीहरूले त्यो भूमिलाई सात भागमा विभाजन गर्नेछन्। यहूदा र यूसुफका मानिसहरूले आफ्ना भूमि दक्षिणमा लिनेछन्।

6 तर तिमीहरूले भूमिको विवरण दिनु पर्नेछ अनि त्यसलाई सात भाग गर्नेछन्। मलाई मानचित्र ल्याई देऊ अनि कुन कुलले कुन भूमि प्राप्त गर्ने सो परमप्रभु हाम्रा परमेश्वरले निर्णय गर्नुन्।

7 लेवी मानिसहरूले भूमिको हिस्सा पाउँदैनन्। तिनीहरूको हिस्सा पूजाहारीको रूपमा परमप्रभुको सेवा गर्नु हो। गाद, स्वेन, मनश्शेका आधा कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि पाइसकेका छन्। ती यर्दन नदीको पूर्वतर्फ छन्। परमप्रभुका दास मोशाले त्यो भूमि तिनीहरूलाई दिइसकेका छन्।”

8 यसर्थ ती चुनिएका मानिसहरू त्यो भूमि हेर्ने अनि त्यसबारे विवरण लेख्नका निम्ति गए। यहोशूले तिनीहरूलाई भने, “पूरा भूमिमा जाऊ अनि त्यसको विवरण लेख। त्यसपछि म कहाँ शीलामा आऊ। त्यस पछि म चिष्टा गर्नेछु अनि परमप्रभुले तिमीहरूका निम्ति भूमि विभाजन गर्नुन्।”

9 यसर्थ मानिसहरू त्यस भूमिमा गए। मानिसहरू सम्पूर्ण भूमिमा गए अनि यहोशूका निम्ति त्यसको विवरण लेखे। तिनीहरू सबैले शहरहरूको सूची तयार गरे अनि भूमिलाई सात भागमा विभाजन गरे। त्यसपछि तिनीहरू यहोशू कहाँ शीलामा फर्के।

10 यहोशूले शीलामा परमप्रभुको समक्ष तिनीहरूको निम्ति चिष्टा गरे। यस प्रकार यहोशूले भूमि विभाजित गरे अनि प्रत्येक कुल समूहलाई भूमिको अंश दिए।

बिन्यामीनको निम्ति भूमि

11 त्यो भूमि बिन्यामीनको कुल समूहलाई दिइयो जो यहूदा अनि यूसुफका क्षेत्रहरूको माझमा थियो। बिन्यामीनका कुल समूहका प्रत्येक वंशले आफ्नो भूमि प्राप्त गरे। बिन्यामीनको निम्ति चुनिएको भूमि यो हो:

12 यर्दन नदीबाट उत्तरी सीमाना शुरू भएको थियो। सीमाना यरीहको उत्तरी किनार भएर फैलिएको थियो। त्यसपछि सीमाना पश्चिम तिर पार्वत्य देशतर्फ फैलिएको थियो। बेतवानको पूर्वमा नपुगेसम्म सीमाना फैलिएर गएको थियो।

13 त्यसपछि सीमाना दक्षिणमा लूज (बेतेल) तिर फैलियो। तब सीमाना अन्नोतदार तिर झर्‍यो। अन्नोतदार तल्लो बेथोरोनको दक्षिणको पहाडमाथि अवस्थित छ।

14 बेथोरोनको दक्षिणी पहाडमा त्यो सीमाना दक्षिणतर्फ घुमेर पहाडको पश्चिम तिर फैलिएको थियो। सीमाना कियर्थबाल तर्फ फैलिएको थियो (यसलाई कियर्थयारीम पनि भनिन्छ।) यो शहर यहूदाका मानिसहरूको थियो। यो पश्चिमी सीमाना थियो।

15 दक्षिण सीमाना कियर्थयारीमको नजिकबाट शुरू भएर नेभोह मुहान तर्फ गएको थियो।

16 त्यसपछि सीमाना रपाईहरूको बेसीको उत्तरमा भएको हिन्नोम छोराको बेसीको नजिकैको पहाडको फेद तिर फैलिएको थियो। सीमाना यबूसी शहरको ठीक दक्षिणमा भएको हिन्नोम बेसीको तर्फ झरेको थियो। त्यसपछि सीमाना एजोगेल तर्फ गएको थियो।

17 त्यहाँ, त्यो सीमाना उत्तरतर्फ घुमेर एन्शोमेस तर्फ गएको थियो। सीमाना गलीलोट तर्फ फैलिएको थियो (गलीलोट, पहाडमा अदूममी उकालोको नजिकमा छ।) त्यो सीमाना स्वेनको छोरो बोहनको नाउँको महान शिला तिर झरेको थियो।

18 त्यो सीमाना अररबको उत्तर तिर फैलिएको थियो र अररबमा नै झरेको थियो।

19 त्यसपछि त्यो सीमाना बथोम्लाको उत्तर तर्फ भएर खारा समुद्रको उत्तरी किनारमा अन्त भएको थियो। यो त्यही स्थान हो जहाँ पुगेर यर्दन नदी समुद्रमा प्रवेश हुन्छ। त्यो दक्षिणी सीमाना थियो।

20 यर्दन नदी पूर्वी सीमाना थियो। यसरी यो भूमि बिन्यामीनको कुल समूहलाई प्रदान गरियो। ती सबैतिरका सीमानाहरू थिए।

21 प्रत्येक कुलले आफ्नो भूमि प्राप्त गरे। यी तिनीहरूका शहरहरू थिए: यरीहो, बेथोन्ता, एमोकसीस।

22 बेत-अराबा, समारैम, बेतेल,

23 अब्बीम, पारा, ओप्रा,

24 कपरम्मोनी, ओप्नी अनि गेबा। त्यहाँ बाह्र शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।

25 बिन्यामीनको कुल समूहले गिबोन, रामा, बेरोत,

26 मिस्पा, कपीरा, मोसा,

27 रेकेम, थिर्पल, तरला,

28 सेला, एलेप, यबसी शहर (अर्थात यरुशलेम), गिबत अनि किर्यत। त्यहाँ चौध शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। बिन्यामीनका कुल समूहले यी सबै क्षेत्रहरू प्राप्त गरे।

19

शिमियोनका निम्ति भूमि

1 तब यहोशूले शिमोन कुल समूहका सबै वंशहरूलाई तिनीहरूका भूमिका भाग प्रदान गरे। तिनीहरूले प्राप्त गरेको भूमि त्यो इलाका भित्र थिए जो यहूदाका थिए।

- 2 तिनीहरूले जो प्राप्त गरे ती यीहुनू बेर्शेबा (शेबा पनि भनिन्छ।), मोलादा,
- 3 हजर्शुआल, बाला, एसेम,
- 4 एलतोलाद, बतूल, होर्मा,
- 5 सिकलगा, बेत्यर्काबोत, हसर्सगा,
- 6 बेल्बाओत अनि शास्हेन। त्यसमा तेह शहरहरू अनि ती वरिपरिका समस्त खेतहरू थिए।
- 7 तिनीहरूले ऐन, रिम्मोन, एतेर, अनि आशान शहरहरू पनि प्राप्त गरे। त्यसमा चार शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
- 8 तिनीहरूले शहरहरू वरिपरिका बालात-बेअर सम्मका सबै खेतहरू पनि पाए। यसरी त्यो क्षेत्र थियो जो शिमोनको कुल समूहलाई प्रदान गरिएको थियो। प्रत्येक कुलले आफ्ना भूमि प्राप्त गरे।
- 9 शिमोनको भागको भूमि यहूदाले प्राप्त गरेको इलाका भित्र थियो। यहूदाका मानिसहरूको भूमि तिनीहरूलाई चाहिएको भन्दा ज्यादा थियो। यसर्थ शिमोनका मानिसहरूले तिनीहरूको भूमिको अंश प्राप्त गरे।

जबलूनका निम्ति भूमि

- 10 तेस्रो कुल समूहको आफ्ना जमीन प्राप्त गर्ने जबलूनहरू थिए। जबलूनका प्रत्येक कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि प्राप्त गरे। जबलूनको भूमिको सीमाना सारीदसम्म रहेको थियो।
- 11 त्यसपछि त्यो सीमाना पश्चिम तर्फ मरलासम्म फैलिएर ठीक दब्बेशेतलाई भेट्न पुगेको थियो। त्यसपछि त्यो सीमाना योक्नाम नजिकको साँधुरो गल्छी भएर गएको थियो।
- 12 त्यसपछि त्यो सीमाना सारीदको पूर्वबाट घुमेर किस्तोताबोर सम्म पुग्यो। सीमाना दाबरत देखि फैलिएर यापी सम्म पुग्यो।
- 13 त्यसपछि त्यो सीमाना पूर्वतिर गथेपर अनि इथकासीन तिर फैलिएको थियो। त्यो सीमाना रिम्मोनमा अन्त भएको थियो। त्यसपछि त्यो सीमाना घुमेर नेआतर्फ गएको थियो।
- 14 नेआदेखि त्यो सीमाना घुमेर उतरमा हन्नतोन अनि त्यसपछि इफथहेलको बेसीसम्म फैलिएको थियो।
- 15 यो सीमाना भित्र काथाथ, नहलल, शीप्रोन, इदलाह अनि बेतलेहेम शहरहरू थिए। त्यहाँ जम्मा बाह शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
- 16 यसरी, यी शहरहरू अनि ती वरिपरिका खेतहरू जबलूनलाई दिए। जबलूनका प्रत्येक कुलले भूमिका आफ्ना अंश प्राप्त गरे।

इस्साकारका निम्ति भूमि

- 17 भूमिको चौथो अंश इस्साकारको कुल समूहलाई प्रदान गर्यो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्नो हिस्सा प्राप्त गरे।
- 18 त्यस कुल समूहलाई प्रदान गरिएको भूमि यो हो: यिञ्जल, कसुल्लोत, श्नेम,
- 19 हपरेम, शीओन, अनाहारत,
- 20 रब्बीत, किशयोन, एबेस,
- 21 रेमेत, एगानीम, एन्हाद अनि बेतपसेस।
- 22 तिनीहरूको सीमानाले ताबोर, शहससा अनि बेल्शेमेशसम्म गएको थियो। त्यो सीमाना यर्दननदीमा टुङ्गिएको थियो। त्यसमा जम्मा सोह शहरहरू र ती वरिपरिका खेतहरू थिए।
- 23 यी शहरहरू त्यो भूमिका अंश थिए जो इस्साकारको कुल समूहलाई दिएको थियो। प्रत्येक वंशले भूमिको आफ्नो भाग पाए।

आशेरका निम्ति भूमि

- 24 भूमिको पाँचौँ भाग आशेरको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्ना भाग पाए।
- 25 त्यस कुल समूहलाई दिएको भूमि यो हो: हेलकत, हली, बेतेन, अक्क्षाप,
- 26 अल्लम्मेलोक, अमाद अनि मिशाल।
- यसको पश्चिमी सीमाना कर्मेल पर्वत अनि शीहोर्लिन्नातसम्म फैलिएको थियो।
- 27 त्यसपछि सीमाना पूर्व तर्फ घुम्यो र बेदागोनसम्म पुगेको थियो। त्यो सीमानाले जबलून अनि यिमहेलको बेसीलाई भेटाएको थियो। त्यसपछि त्यो सीमाना बेतेमेक अनि नीएलको उत्तर तर्फ गएको थियो। त्यो सीमानाले काबूलको उत्तर पार गर्यो।
- 28 त्यसपछि त्यो सीमाना एञ्जोन, रहोब, हम्मोन अनि कानातर्फ फैलिएको थियो। त्यो सीमाना महा-सीदोन तर्फ लगातार फैलिएको थियो।
- 29 त्यसपछि त्यो सीमाना दक्षिणमा रामा तिर फर्केको थियो। त्यो सीमाना टायरको सुदृढ शहर तर्फ लगातार फैलिएर गएको थियो। त्यसपछि त्यो सीमाना घुमेर होसातिर गएको थियो। त्यो सीमाना अक्जीब,
- 30 उम्मा, अपेक अनि रहोब नजिकको समुद्रमा टुङ्गिएको थियो।
- सबजम्मा त्यसमा बाइस शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।
- 31 ती शहर अनि ती वरिपरिका खेतहरू आशेरको कुल समूहलाई प्रदान गरिएका थिए। त्यस कुल समूहका प्रत्येकले भूमिको आफ्ना-आफ्ना हिस्सा प्राप्त गरे।

नप्तालीका निम्ति भूमि

- 32 भूमिको छैटौँ भाग नप्तालीको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिका आफ्ना भाग पाए।
- 33 तिनीहरूको भूमिको सीमाना सान-नीम नजिकको विशाल बुधदेखि शुरू भएको थियो। यो हेलोको नजिकै छ। त्यसपछि त्यो सीमाना अदामीनेकेब अनि यब्नेल भएर गएको थियो। त्यो सीमाना लक्फूम तर्फ लगातार फैलिएर यर्दन नदीमा टुङ्गिएको थियो।
- 34 तब त्यो सीमाना अजमोताबोर हुँदै पश्चिम तर्फ फर्क्यो। त्यसपछि त्यो जबलूनको दक्षिणी किनारा हुँदै हक्कोक पुग्यो अशशेरको पश्चिमी किनारा अनि त्यसपछि यर्दन नदीको पूर्वपछि छोयो।

- 35 यी सीमानाहरू भित्र केही सुदृढ शहरहरू थिए। ती शहरहरू सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नेरत,
 36 अदामा, रामा, हासोर,
 37 केदेश, एदई, एन्हसोर,
 38 यिरोन, मिमदलेल, होम, बेतनात अनि बेत्शेमेश। जम्मा त्यसमा उन्नाईस शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
 39 यी शहरहरू अनि ती वरिपरिका खेतहरू नामालीका कुल समूहलाई दिए। त्यस कुल समूहका प्रत्येकले आफ्ना भूमि प्राप्त गरे।

दानका निम्ति भूमि

- 40 त्यसपछि दान सातौं कुल समूह थियो जसलाई भूमि दिइयो।
 41 यो त्यो भूमि हो जो तिनीहरूलाई दिएको थियो: सोरा, एशताओल, इशेमेश,
 42 शाललबीन, अय्यालोन, इत्ला,
 43 एलोन, तिम्ना, एक्नोन,
 44 एलतके, गिब्बतनो, बालात,
 45 यहूद, बनेबरक, गरिमोन,
 46 मेयरकोन, रकोन जोपाको अनि नजिकका इलाका।
 47 तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इस्राएलको उत्तरतर्फ गए अनि लेशेमको विरुद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो।
 48 यी समस्त शहर अनि ती वरिपरिका खेतहरू दानका कुल समूहलाई दिइयो। प्रत्येकले भूमिको आफ्नो भाग पाए।

यहोशूका निम्ति भूमि

- 49 यसरी अगुवाहरूले भूमि विभाजन गर्ने अनि विभिन्न कुल समूहलाई ती प्रदान गरिने कार्य पूर्ण गरे। तिनीहरूले कार्य समाप्त गरिसके पछि इस्राएलका समस्त मानिसहरूले नूनका छोरा यहोशूलाई पनि केही भूमि प्रदान गर्ने निश्चय गरे। तिनलाई प्रतिज्ञा गरिएको भूमि यो थियो।
 50 तिनले यो भूमि प्राप्त गर्न भनी परमप्रभुले आज्ञा दिनु भएको थियो। यसर्थ यहोशूलाई तिनीहरूले एषैमको पार्वत्य देशको तिम्नथसेरह शहर प्रदान गरे। यो त्यही शहर थियो जो तिनलाई चाहिन्छ भनी यहोशूले तिनीहरूलाई भनेका थिए। यसर्थ यहोशूले त्यो शहरलाई दृढ तुल्याए अनि त्यहाँ बसे।
 51 यसरी यी सबै भूमिहरू इस्राएलका विभिन्न कुल समूहमा विभाजित गरिए। पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि प्रत्येक कुल समूहका अगुवाहरू भूमि विभाजन गर्न शीलामा भेला भए। तिनीहरू भेट-हुने पालको प्रवेशद्वारमा परमप्रभुको समक्ष भेला भए। यसरी तिनीहरूले भूमि विभाजन पूर्ण गरे।

20

शरण शहरहरू

- 1 तब परमप्रभुले यहोशूलाई भन्नु भयो,
 2 "मैले तिमीहरूलाई निर्देश दिन मैले मोशालाई आज्ञा गरे झैं सुरक्षाका विशेष शहरहरू निर्माण गर्न इस्राएलीहरूलाई भन। इस्राएलीहरूलाई शरण स्थानको विशेष शहरहरू नियुक्त गर्नु भन।
 3 यदि कुनै मानिसले अर्को मानिसलाई मार्छ, तर त्यो अन्जानमा हो अनि उसले त्यस मानिसलाई मार्न चाहेको होइन भने उसलाई मार्न चाहने उसका आफान्तहरूबाट लुकनका निम्ति त्यो शरण शहरमा जान सक्छ।
 4 "त्यस मानिसले जे गर्नुपर्छ त्यो यो हो। जब त्यो भागेर ती शहरहरू मध्ये एउटामा जान्छ। त्यो त्यस शहरको प्रवेश द्वारमा रोकिएर उभिरु पर्छ अनि मानिसहरूका अगुवाहरूलाई भन्नु पर्छ के भएको थियो। तब अगुवाहरूले त्यसलाई शहरमा प्रवेश गर्न दिने छन्। त्यसलाई तिनीहरूसँगै बस् दिऊन्।
 5 तर त्यस मानिसलाई खेद दे आउने मानिस शहरमा फर्क्याउंदै आउन सक्नेछ। यदि यस्तो भयो भने शहरका अगुवाहरूले उसलाई छोड्नु हुँदैन। तिनीहरूले त्यस मानिसको रक्षा गर्नुपर्छ जो तिनीहरू कहाँ सुरक्षाको निम्ति आएकोछ किनभने त्यसले एउटा मानिसलाई अन्जानमा मारेको थियो। उ क्रोधित भएको थिएन, अनि त्यस मानिसलाई मार्ने योजना गरेको थिएन।
 6 त्यो मानिसलाई त्यस शहरको न्यायलयले त्यसको न्याय नगरे सम्म त्यस शहरमा बस्नु पर्नेछ। अनि प्रधान पूजाहारीको मृत्यु नहुञ्जेल त्यो त्यस शहरमा बस्नु पर्नेछ। त्यसपछि त्यो आफ्नै घर भएको शहरमा फर्की जानसक्नेछ, जहाँबाट त्यो व्यक्ति भागेको थियो।"
 7 यसर्थ इस्राएलका मानिसहरूले "शरणस्थान-शहरहरू" घोषणा गर्नको निम्ति केही शहरहरू चुने। ती शहरहरू थिए: गालीलामा नामालीको पहाडी देश कादेश एषैमको पहाडी देश शकेममा। यहूदाको पहाडी देशमा किर्यातबा (हेब्रोन)।
 8 स्वेनको भूमिको मरुभूमि इलाकाको यरीहोदेखि यर्दन नदी पारी पूर्वको बेसेर, गादको भूमि गिलादको रामोत, मनशेका भूमिमा बाशानको गोलान।
 9 कुनै इस्राएली वा कुनै विदेशी तिनीहरूमाझ बसे जसले अन्जानमा कसैलाई मारेका थिए, उनीहरूलाई सुरक्षाका ती शहरहरू मध्ये एउटामा भागेर जान दिइन्थ्यो। तब त्यो मानिस त्यहाँ सुरक्षित हुनसक्थिएन अनि कसैद्वारा, जसले त्यसलाई खेदिरहेथ्यो, त्यसलाई मारिदिन्थे। त्यस मानिसलाई त्यस शहरको अदालत द्वारा जाँच गरिनेछ।

21

पूजाहारीहरू अनि लेवीहरूका निम्ति भूमि

- 1 लेवी कुल समूहका शासकहरू पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका अन्य कुल समूहका शासकहरूसित बात गर्न गए।
 2 यो कुरा कनानको भूमिको शीलो शहरमा भयो। लेवी अगुवाहरूले तिनीहरूलाई भने, "हामीहरूलाई बचका निम्ति शहरहरू दिनु भनी मोशाद्वारा परमप्रभुले तिमीहरूलाई आदेश दिएका थिए। अनि उहाँले हामीलाई खेतहरू पनि दिनु जहाँ हाम्रा पशुहरू चर्छन्, भनी तपाईंलाई आदेश दिनु भएको थियो।"
 3 यसर्थ इस्राएलका मानिसहरूले परमप्रभुको यो आदेशको पालन गरे। तिनीहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति ती वरिपरिका भूमि दिए।

4 कहातीको कुल, लेवीको वंश समूहका पूजाहारी हास्नका वंशजहरू थिए। कहाती वंशका अंशलाई तेह शहरहरू दिइए जो यहदा, शिमोन अनि बिन्यामीनका इलाका भित्र थिए।

5 अन्य कहाती कुलहरूलाई दश शहरहरू दिइए जो एफ्रैम, दान अनि आधा मनशशेका इलाका भित्र थिए।

6 गेशोन कुलका मानिसहरूलाई तेह शहरहरू प्रदान गरिए। यी शहरहरू ती इलाकामा थिए जो इस्साकार, आशेर, नमाली अनि बाशानमा भएको आधा मनशशेका थिए।

7 मरारी कुलका मानिसहरूलाई बाह्र शहरहरू दिइए। यी बाह्र शहरहरू स्बेन, गाद अनि जबलूनका इलाकाबाट आएका थिए।

8 यसरी इस्राएलका मानिसहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि ती वरिपरिका खेतहरू दिए जसरी परमप्रभुले मोशालाई भन्नु भएको थियो।

9 यी नाउँहरू ती शहरहरूका हुन् जो यहदा अनि शिमोनको इलाकामा थिए।

10 कहात कुलबाट शहरहरू पहिला लेवीहरूलाई प्रदान गरियो।

11 लेवीहरूलाई तिनीहरूले दिए किर्यात-अर्बा (यो हेब्रोन हो। यसको नाउँ अर्बानामको मानिसको नाउँबाट राखिएको थियो। अर्बा अनाकका पिता थिए।) तिनीहरूका पशुहरूका निम्ति पनि कहातीहरूले शहर छेउका केही भूमि तिनीहरूलाई दिए।

12 तर किर्यातर्बा शहर वरिपरिका खेत अनि समाना शहरहरू यपुन्नेका छोरा कालेबका थिए।

13 यसर्थ तिनीहरूले हेब्रोन शहर हास्नका वंशलाई दिए (हेब्रोन शरणस्थान-शहर थियो।) हास्नका सन्तानहरूलाई तिनीहरूले लिब्ना,

14 यतीर, एशतमो,

15 होलोन, दबीर,

16 ऐन, युता अनि बेतशेमेश पनि दिए। तिनीहरूलाई पशुहरूको निम्ति पनि ती शहरहरू नजिकका केही भूमि तिनीहरूले दिए। तिनीहरूले ती दुइ समूहहरूलाई नै शहरहरू दिए।

17 तिनीहरूले हास्नका सन्तानलाई शहरहरू दिए जो बिन्यामीनका कुल समूहका थिए। यी शहरहरू गिबोन, गेबा,

18 अनातोत अनि अल्मोन थिए। तिनीहरूले यी चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति यी शहरहरू नजिकैका केही भूमि तिनीहरूलाई दिएका थिए।

19 त्यहाँ जम्मा तिनीहरूले पूजाहारीहरूलाई तेह शहरहरू प्रदान गरे। (सबै पूजाहारीहरू हास्नका सन्तानहरू थिए।) तिनीहरूले तिनीहरूका पशुहरूका निम्ति पनि प्रत्येक शहर नजिकैका केही भूमि तिनीहरूलाई दिए।

20 कहात वंशका अन्य मानिसहरूलाई ती शहरहरू प्रदान गरिए जो एफ्रैम कुल समूहका क्षेत्रमा थिए। तिनीहरूले यी शहरहरू पाए।

21 एफ्रैमको पहाडी देशका शकेम शहर। (शकेम एक शरण स्थान शहर थियो।) तिनीहरूले गेजेर,

22 किस्मैम अनि बेथहोरोन पनि प्राप्त गरे। एफ्रैमले तिनीहरूलाई चार शहरहरू अनि प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूका पशुहरूका निम्ति दिए।

23 दानको कुल समूहले तिनीहरूलाई एलतके, गिब्बतौन,

24 अय्यालोन अनि गात-रिम्मोन दिए। दानले तिनीहरूलाई चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

25 मनशशेको आधा कुल समूहले तिनीहरूलाई तानाक र गत्रिम्मोन दिए। यो मनशशेको आधा कुल समूहले तिनीहरूलाई दुइ शहर अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

26 कहात कुलका बाँकी मानिसहरूले जम्मा दश शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।

27 गेशोन कुल पनि लेवी कुल समूहमा थिए। तिनीहरूले यी शहरहरू पाए:

मनशशेका आधा कुल समूहले तिनीहरूलाई बाशानको गोलन दिए। (गोलन शरणस्थान-शहर थियो।) मनशशेले तिनीहरूलाई बेरतरा पनि दिए। यो मनशशेको आधा कुल समूहले जम्मा दुइ शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

28 इस्साकार कुलसमूहले तिनीहरूलाई किशयोन, दाबरत,

29 यर्मत अनि एगनीम दिए। इस्साकारले जम्मा चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूलाई दिए।

30 आशेरका कुल समूहले तिनीहरूलाई मिशाल, अब्दोन,

31 हेल्कात, अनि रहोब दिए। जम्मा आशेरले तिनीहरूलाई चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

32 नमाली कुल समूहले तिनीहरूलाई गालीलको केदेश दिए। (केदेश शरणस्थान-शहर थियो।) नमालीले तिनीहरूलाई हम्मोत्दर अनि कर्तोन पनि दिए। नमालीले जम्मा तीन शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

33 गेशोन कुलले जम्मा तेह शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।

34-39 अन्य लेवीसमूह मरारी कुलका थिए। मरारी कुलले यी शहरहरू पाए: जबलूनका कुल समूहले तिनीहरूलाई योबनाम, कर्ता, दिम्ना, अनि नहलाल दिए। जबलूनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। स्बेन कुल समूहले तिनीहरूलाई बेवेर, यहसा, कदेमोत, अनि मेपात दिए। स्बेनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए। गाद कुल समूहले तिनीहरूलाई गिलादको रामोत दिए। (रामोत शरणस्थान-शहर थियो।) तिनीहरूले महनैम, हेस्बोन अनि याजेर पनि तिनीहरूलाई दिए। तिनीहरूलाई गादले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए।

40 यसरी, अन्तिम लेवी कुलले जम्मा बाह्र शहरहरू प्राप्त गरे।

41 यसरी लेवीहरूले जम्मा अठचालीस शहरहरू अनि आफ्ना पशुहरूका निम्ति हरेक शहर वरिपरिका केही भूमि प्राप्त गरे। यी सबै शहरहरू ती इलाकामा थिए जो अन्य कुल समूहहरूका थिए।

42 यी प्रत्येक शहरमा आफ्ना पशुहरूका निम्ति केही भूमि थियो। प्रत्येक शहरका निम्ति त्यो प्रकृत थियो।

43 यसरी परमप्रभुले प्रतिज्ञा गर्नु भयो जो उहाँले इस्राएलका मानिसहरूलाई दिनु भन्नुभएको थियो। उहाँले मानिसहरूलाई सबै भूमि दिनुभयो जो उहाँले प्रतिज्ञा गर्नु भएको थियो। मानिसहरूले भूमि लिए अनि त्यहाँ बसे।

44 अनि परमप्रभुले तिनीहरूलाई, उहाँले तिनीहरूका अग्रवाहसित प्रतिज्ञा गर्नु भए जस्तै, आफ्नो भूमिका चारैतिर शान्ति प्रदान गर्नुभयो। तिनीहरूका कुनै पनि शत्रुहरूले तिनीहरूलाई परास्त गरेनन्। परमप्रभुले इस्राएलका मानिसहरूलाई हरेक शत्रुलाई परास्त गर्न दिनुभयो।

45 परमप्रभुले हरेक प्रतिज्ञा पूर्ण गर्नुभयो जो उहाँले इस्राएलका मानिसहरू प्रति गर्नु भएको थियो। त्यहाँ कुनै पनि प्रतिज्ञाहरू बाँकी रहेनन् जसलाई पूर्ण गर्न चुक्नु भयो। प्रत्येक प्रतिज्ञा सत्य हुन आयो।

22

तीन कुल समूहहरू घर जान्छन्।

1 त्यसपछि यहोशूले स्बेन, गाद अनि मनश्शे कुल समूहहरूका सबै मानिसहरूलाई सभामा बोलाए।

2 “परमप्रभुका दाश मोशाले तिमीहरूलाई दिएका ती सबै आदेश पालन गरे अनि तिनीहरूले मेरो सबै आदेशहरू पनि पालन गर्थे।

3 तिमीहरूले अरू इस्राएली कुल समूहहरूलाई छोडिदियो। सबै आदेशहरू सावधानीसित पालन गर्थे जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको थियो।

4 परमप्रभु तिमीहरूका परमेश्वरले इस्राएलका मानिसहरूलाई शान्ति प्रदान गर्न प्रतिज्ञा दिनुभएको थियो। र परमप्रभुले उहाँको वचन अहिले राख्न भयो। यसर्थ अब तिमीहरू घर जान सक्छौ। परमप्रभुका दास मोशाले तिमीहरूलाई यर्दन नदीको पूर्व तर्फको भूमि दिएका छन्। अब तिमीहरू त्यस भूमिमा आफ्नो घरमा जान सक्छौ।

5 तर याद राख्-त्यो नियम पालन गर्नु पर्छ जो मोशाले तिमीहरूलाई दिएका थिए। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु पर्छ अनि उहाँका आज्ञाहरूको सदा-सर्वदा पालन गर्नु पर्छ। तिमीहरूले लगातार अनुसरण अनि लगातार उत्तम प्रकारले उहाँको सेवालाई जारिराख्नु पर्छ।”

6 तब यहोशूले तिनीहरूलाई बिदा दिए र तिनीहरू घर फर्के।

7 मोशाले मनश्शेका आधा कुल समूहलाई बाशान भूमि दिएका थिए। यहोशूले मनश्शेका अर्को आधा कुल समूहलाई यर्दन नदीको पश्चिम तर्फको भूमि दिए। यहोशूले तिनीहरूलाई अशीर्वाद दिए अनि तिनीहरूलाई घर पठाई दिए।

8 तिनले भने, “तिमीहरू अत्यन्त धनी भएका छौ। तिमीहरूसित अनेक पशुहरू छन्। तिमीहरूका धेरै सुन अनि चाँदी अनि बहुमूल्य मणिहरू छन्। तिमीहरूसित धेरै सुन्दर बस्त्रहरू छन्। तिमीहरूले तिम्रा शत्रुहरूबाट अनेक वस्तुहरू लगे। तिमीहरू घरजाऊ अनि ती वस्तु तिमीहरू माझ विभाजन गरे।”

9 यसरी स्बेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूका मानिसहरूले इस्राएलका अन्य मानिसहरूलाई छाडेर कनानको शीलोमा गए। तिनीहरूले त्यो स्थान छोडे अनि गिलादमा फर्के। तिनीहरू आफ्नै भूमिको घरमा गए तिनीहरूलाई त्यो भूमि मोशाले दिएका थिए। परमप्रभुले त्यो भूमि तिनीहरूलाई दिनु भनी मोशालाई आज्ञा गर्नु भएको थियो।

10 स्बेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरू गलीलोट नामक स्थानमा गए। यो यर्दन नदीको छेउ कनान देश भित्र थियो। त्यहाँ तिनीहरूले सुन्दर बेदी निर्माण गरे।

11 तर इस्राएलका अन्य मानिसहरू, जो अझसम्म शीलोमा नै थिए, यी तीन कुल समूहले निर्माण गरेका बेदीको विषयमा तिनीहरूले सुने त्यो बेदी गलीलोट नामक स्थानमा कनानको सीमानामा थियो। यो यर्दन नदीको नर्जकिमा इस्राएल तर्फ थियो।

12 इस्राएलका सबै मानिसहरू यी तीन कुल समूह प्रति अत्यन्त क्रोधित भए। तिनीहरू एकसाथ भेला भए अनि तिनीहरूको विस्फोट लडाईं गर्ने निश्चय गरे।

13 यसर्थ इस्राएलीहरूले केही मानिसहरूलाई स्बेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरूसित बातचित गर्न पठाए। यी मानिसहरूका अगुवा पुजाहारी एलाजारका छोरा पीनहास थिए।

14 तिनीहरूले कुल समूहहरूका दशजना अगुवाहरूलाई पनि त्यहाँ पठाए। त्यस शीलोहमा भएका इस्राएली कुल समूहका प्रत्येक परिवारबाट एक मानिस थिए।

15 यसर्थ यी एघारजना मानिसहरू गिलाद तिर गए। तिनीहरू स्बेन, गाद अनि आधा कुल मनश्शेका मानिसहरूसित कुरा गर्न गए। ती एघारजना मानिसहरूले तिनीहरूलाई भने,

16 “इस्राएलका समस्त मानिसहरूले तिमीहरूलाई सोध्छन्: ‘किन तिमीहरूले इस्राएलका परमेश्वरको विस्फोट कुरा गर्थे? किन तिमीहरू परमप्रभु विस्फोट भयो? किन तिमीहरूले तिमीहरू स्वयंका निम्ति एक बेदी निर्माण गर्थे? तिमीहरूलाई थाहा छ यो परमेश्वरको उपदेशको विस्फोट हो।

17 याद गर पोभन्ने के भएको थियो? त्यस पापको कारणले हामी अझ दुःख भोगिरहे छौं। त्यो महापापको कारणले परमेश्वरले इस्राएलका धेरै जस्तो मानिसहरूलाई सार्थै विरामी तुल्याउनु भयो। त्यो महामारीको कारणले आज पनि हामी दुःख भोगी रहेका छौं।

18 अनि अहिले तिमीहरू त्यही कुरा गरिरहेछौ। तिमीहरू परमप्रभुको विस्फोट भइरहेछौ। के तिमीहरू परमप्रभुको अनुसरण गर्न अस्वीकार गर्छौ? यदि तिमीहरूले जे गरिरहेछौ त्यो रोकेनौ भने परमप्रभु इस्राएलका परमेश्वर हामी हरेक मानिस प्रति क्रोधित हुनुहुन्छ।

19 “यदि तिमीहरू भूमिको पूजा अर्चनाको निम्ति त्यति उत्तम नभए हाम्रो भूमितिर आऊ। परमप्रभुको पाल हाम्रो भूमिमा छ। तिमीहरूले हाम्रो केही भूमि लिन सक्नेछौ, अनि त्यहाँ बस्न सक्नेछौ। तर परमप्रभुको विस्फोट नगर। अर्को बेदी निर्माण नगर। हाम्रो भेट-हुने पालमा परमप्रभु हाम्रा परमेश्वरको बेदी छँदैछ।

20 “जेरहका छोरा आकान नाउँको मानिसलाई सम्झ। उसले ती वस्तुहरूलाई ध्वंस गर्नुपर्छ भन्ने आज्ञालाई पालन गर्न अस्वीकार गरे। त्यो एक मानिसले परमेश्वरको नियम भङ्ग गरे, तर इस्राएलका समस्त मानिसहरूले दण्ड पाए। उसको पापको कारण आकानको मृत्यु भयो साथै अन्य धेरै मानिसहरूको पनि मृत्यु भयो।”

21 स्बेन, गाद अनि आधा मनश्शेका कुल समूहहरूका मानिसहरूले ती एघार मानिसहरूलाई उत्तर दिए र तिनीहरूले भने,

22 “परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, फेरि पनि हामी भन्छौ, कि परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। अनि हामीले किन यो काम गर्थे त्यो परमेश्वरले जान्नु हुन्छ। हामी चाहन्छौ कि तिमीहरूले पनि यो जान्नुपर्छ। तिमीहरूले न्याय गर्न सक्छौ, हामीले के गर्थे। यदि हामीले केही गलती गर्थे भनी तिमीहरू विचार गर्छौ भने, तिमीहरूले हामीलाई मारन सक्छौ।

23 यदि हामीले परमेश्वरको नियम भङ्ग गर्थे भने परमप्रभुलाई नै हामीलाई दण्ड दिउन् भनी याचना गर्नुहोस्। के हामीले होमबलि, अन्नबलि अनि मेलबलिहरू अर्पण गर्नका निम्ति यो बेदी निर्माण गरेका हौं भनी तिमीहरू ठान्छौ?

24 अहो! हामीले त्यो कारण यसलाई निर्माण गरेका होइनौं। हामीले यो बेदी किन निर्माण गर्थे? हामीलाई डर थियो कि भविष्यमा तिमीहरूका मानिसहरूले हामीलाई तिमीहरूको राष्ट्रको एक भाग हो भन्न अस्वीकार गर्नेछन् तब तिमीहरूका मानिसहरूले भन्न सक्छन् कि हामीहरू इस्राएलका परमप्रभु परमेश्वरको आराधन गर्न सक्थौ।

25 तिमीहरूका मानिसहरूले भन्न सक्छन् परमेश्वरले तिमीहरू र हामी बीचको सीमानाको निम्ति यर्दन बनाउनु भयो, ‘अनि ती स्बेन र गादका मानिसहरूको इस्राएलमा केही भाग छैन।’ यसकारण तिमीहरूका छोरा-छोरीहरूले हाम्रा छोरा-छोरीहरूलाई परमप्रभुको आराधना गर्न रोक्न सक्नेछन्।

26 “यसर्थ हामीले यो बेदी निर्माण गर्ने निश्चय गर्थे। तर हामीले यसलाई भेदीहरू अनि बलि चढाउनको निम्ति उपयोग गर्ने योजना गरेका थिएनौं।

27 हामीलाई बेदी चाहिएको वास्तविक कारण यो हो कि हामी हाम्रा मानिसहरूलाई तिमीहरूले सेवा गर्ने परमेश्वरलाई नै हामीले पनि आराधना गर्छौं भनी देखाउनलाई हो। यो बेदी, तिमीहरू अनि हामीहरूका निम्ति अनि हाम्रा भविष्यका समस्त सन्तानहरूका निम्ति हामीले परमप्रभुको आराधना

गर्हौं, भन्ने कुराको प्रमाण हुनेछ। हामी हाम्रा होमबलिहरू, अन्नबलिहरू अनि मेलबलिहरू परमप्रभुलाई प्रदान गर्नेछौं। तिमीहरूका सन्तानहरूलाई हर्काउन हामी पनि स्वयं तिमीहरू जस्तै इस्राएलका मानिसहरू हौं भनी जानु भन्ने हामीले चाहेको हो।

28 भविष्यमा यदि यस्तो हुनेछ तिमीहरूका सन्तानहरूले यो भन्लान् हामीहरू इस्राएलका होइनौं, तब हाम्रा सन्तानहरूले भन्न सक्नेछन्, 'हेर! हामी भन्दा अघि बाँचेका हाम्रा पिता-पुर्खाहरूले एक वेदी निर्माण गरेका छन्। त्यो वेदी पवित्र पालमा भएको परमप्रभुको वेदी जस्तै नै छ। हामी यो वेदीलाई बलिहरू चढाउन प्रयोग गर्दैनौं-यो वेदी यसको प्रमाण हो कि हामी इस्राएलका भाग हौं।'

29 "साँच्चै नै हामी परमप्रभुको विरुद्ध जान चाहँदैनौं। उहाँको अनुसरण नगर्ने हाम्रो इच्छा छैन। हामी जान्दछौं सत्य वेदी त्यही मात्र हो जो पवित्र पालको समक्ष छ। त्यो वेदी परमप्रभु हाम्रा परमेश्वरको हो।"

30 पूजाहारी पीनहास अनि तिनीसित भएका अगुवाहरूले रूबेन, गाद अनि मनशेका आधा कुल मानिसहरूले भनेका यी कुराहरू सुने। यी मानिसहरूले सत्यकुरा भन्दैछन् भनी तिनीहरू सन्तुष्ट भए।

31 यसकारण पूजाहारी पीनहासले भने, "अब हामीलाई थाहा भयो कि परमप्रभु हामीसँग हुनुहुन्छ। अनि हामी जान्दछौं कि तिमीहरू उहाँको विरुद्ध गएौं। हामी र्खशी छौं कि इस्राएलका मानिसहरू परमप्रभुद्वारा दण्डित हुने छैनन्।"

32 तब पीनहास अनि अगुवाहरू त्यस स्थान छाडेर घरतर्फ गए। तिनीहरूले रूबेन अनि गादका मानिसहरूलाई गिलाद भूमिमा छाडे र कनान तिर फर्के अनि तिनीहरू इस्राएलका मानिसहरू कहाँ गए के भएको थियो त्यो भने।

33 इस्राएलका मानिसहरू पनि सन्तुष्ट भए। तिनीहरू र्खशी भए अनि परमेश्वरलाई धन्यवाद चढाए। तिनीहरूले रूबेन, गाद अनि मनशेका मानिसहरूको विरुद्ध गएर लडाईं नगर्ने निर्णय गरे। तिनीहरूले त्यो ठाउँ जहाँ ती मानिसहरू बस्थे त्यो ठाउँलाई ध्वंस नगर्ने निश्चय गरे।

34 रूबेन अनि गादका मानिसहरूले त्यो वेदीलाई एउटा नाउ प्रदान गरे। तिनीहरूले त्यस ठाउँको नाउ "साक्षी" राखे हामी त्यो विश्वास गर्छौं परमप्रभु नै परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण गर्छौं।"

23

यहोशूले मानिसहरूलाई प्रोत्साहन दिन्छन्

1 परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका वरिपरि भएका शत्रुहरूबाट शान्ति प्रदान गर्नु भयो। परमप्रभुले इस्राएललाई सुरक्षित तुल्याउनु भयो। धेरै वर्ष बितेर गए, अनि यहोशू अत्यन्त बुद्ध भए।

2 यस बेला यहोशूले समस्त बडा अगुवाहरू, कुल नायकहरू, न्यायकर्ताहरू, अनि इस्राएली मानिसहरूका अधिकारीहरूको सभा राखे। यहोशूले भने, "म अत्यन्त बुद्ध भएको छु।

3 तिमीहरूले ती कुराहरू देख्यौं जो परमप्रभुले हाम्रा शत्रुहरू प्रति गर्नु भयो। उहाँले हामीलाई सहायता गर्न यसो गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति युद्ध गर्नु भयो।

4 मैले तिमीहरूलाई भनेका कुरा सम्झ। तिमीहरूका मानिसहरूले यर्दन नदी अनि पश्चिममा भूमध्य समुद्र माझको भूमि प्राप्त गर्न सक्ने छौं। मैले त्यो भूमि तिमीहरूलाई दिने वचन दिएको थिएँ। तर तिमीहरूले त्यसलाई अन्न अधिकारमा लिएका छैनौं।

5 तर परमप्रभु तिमीहरूका परमेश्वरले त्यहाँ बसेका मानिसहरूलाई त्यो भूमि छाड्न बाध्य तुल्याउनु हुनेछ। तिमीहरूले त्यो भूमि लिने छौं। परमप्रभुले त्यहाँ बसे मानिसहरूलाई भूमि छोड्न बाध्य तुल्याउनु हुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति यसो गर्ने वचन दिनु भएको छ।

6 "परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु।

7 हाम्रो माझ अन्न पनि केही मानिसहरू बसेका छन् जो इस्राएलका मानिस होइनन्। ती मानिसहरूले तिनीहरूका आफ्नै देवताहरूको पूजा गर्छन्। तिनीहरूको देवताहरूको सेवा अथवा तिमीहरूले पूजा नगर।

8 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको अनुसरण गर्दै जानुपर्छ। बितेका समयमा तिमीहरूले यसो गरेका थियौं अनि तिमीहरूले यसो गर्दै जानुपर्छ।

9 "परमप्रभुले अनेक महान अनि शक्तिशाली राष्ट्रहरूलाई परास्त गर्नमा सहायता प्रदान गर्नुभयो। परमप्रभुले ती मानिसहरूलाई छोड्न बाध्य तुल्याउनु भयो। तिमीहरूलाई परास्त गर्न कुनै राष्ट्रपनि समर्थ भएन।

10 परमप्रभुको सहयोग द्वारा इस्राएलका एक मानिसले शत्रुहरूका हजार सैनिकलाई परास्त गर्न सके। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको निम्ति लड्नु भएको थियो। परमप्रभुले यसो गर्ने प्रतिज्ञा दिनु भएको थियो।

11 यसर्थ तिमीहरूले परमप्रभु तिमीहरूलाई प्रेम गरिरहनु पर्छ।

12 "परमप्रभुको अनुसरण गर्न नछोड। ती अन्य मानिसहरूको मित्र नबन जो इस्राएली होइनन्। तिनीहरूका कुनै मानिसहरूसित विवाह नगर। तर यदि तिमीहरू यी मानिसहरूका मित्र बन्यौं भने।

13 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुहरूलाई परास्त गर्नमा सहयोग गर्नुहुने छैन। यी मानिसहरू तिमीहरूका निम्ति पासो जस्तै हुनेछन्। तिनीहरूले तिमीहरूलाई तिमा आखाँमा धुँवा र धूलो परे जस्तै कष्ट दिनेछन्। अनि तिमीहरूलाई यो उत्तम भूमि छोड्न बाध्य तुल्याउने छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनुभयो। तर यदि तिमीहरूले यो आज्ञा पालन गरेनौं भने तिमीहरूले यसलाई गुमाउन सक्छौं।

14 "अब प्रायः मेरो मृत्यु हुने समय छ। तिमीहरू जान्दछौं अनि साँच्चै विश्वास गर्छौं कि परमप्रभुले तिमीहरूका निम्ति महान कार्यहरू गर्नु भएको छ। तिमीहरूलाई थाहा छ। कि उहाँले आफ्ना कुनै पनि प्रतिज्ञा पूर्ण गर्न चुक्नु भएन। परमप्रभुले सबै प्रतिज्ञा पूर्ण गर्नु भयो जो उहाँले हामीसँग गर्नु भएको थियो।

15 परमप्रभु तिमीहरूका परमेश्वरले हामी प्रति गर्नु भएको हरेक उत्तम प्रतिज्ञा सत्य भएको छ। तर त्यसरी नै परमप्रभुले उहाँका अन्य प्रतिज्ञाहरूलाई सत्य तुल्याउनु हुनेछ। उहाँले वचन दिनु भएको छ कि यदि तिमीहरूले नराप्नो कुरा गर्थौं भने तिमीहरू माथि नराप्नो कुराहरू घट्नेछन्। उहाँले वचन दिनु भएको छ कि उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमिबाट निकलन तिमीहरूलाई उहाँले बाध्य तुल्याउनु हुनेछ।

16 यदि तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरसित गरेको करार पालन गर्न अस्वीकार गर्थौं भने यस्तो हुनेछ। यदि तिमीहरूले अन्य देवताहरूको पूजा गर्थौं भने, यो भूमि गुमाउने छौं। यदि तिमीहरूले यसो गर्थौं भने तिमीहरू प्रति परमप्रभु अत्यन्त क्रोधित हुनुहुनेछ। तब उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमि तुरन्त छोड्न बाध्य तुल्याइने छ।"

24

यहोशू बिदाइ जनाउँछन्

1 यहोशूले इस्राएलका सबै कुल समूहहरूलाई शकेममा एकसाथ भेला हुन बोलाए। तब उनले बृहदा-प्रधानहरू कुलनायकहरू, अनि इस्राएलका अधिकारीहरू, अनि न्यायकर्ताहरू र शासकहरूलाई पनि बोलाए। यी मानिसहरू परमेश्वर समक्ष उभिए।

2 यहोशूले समस्त मानिसहरूलाई भने। तिनले भने, “म तिमीहरूलाई यो भनिरहेछु जो परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यसो भन्नु हुन्छ: ‘धेरै समय अघि, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदीको पारी पट्टि बस्थे। म अब्राहाम अनि नाहोरका पिता तेरह जस्ता मानिसहरूको विषयमा कुरा गरिरहेछु। त्यस समयमा, ती मानिसहरूले अन्य देवताहरूको पूजा गर्दथे।

3 तर, म परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहामलाई भूमि बाहिर महानदीको अर्को तर्फ लगे। मैले उसलाई कनानको भूमि भएर लगे र उसलाई धेरै-धेरै सन्तानहरू दिए। मैले अब्राहामलाई उसको छोराको नाउँ इसहाक दिए।

4 अनि मैले इसहाकलाई याकूब अनि एसाव नाउँका दुइ छोराहरू प्रदान गरे। एसावलाई मैले सेइर पर्वत वरिपरिका भूमि दिए। याकूब अनि उसका छोराहरू त्यहाँ बसेनन्। तिनीहरू मिश्रको भूमिमा बस्न गए।

5 “तब, मैले मोशा र हारूनलाई मिश्रमा पठाएँ। तिनीहरूले मेरा मानिसहरूलाई मिश्रदेश बाहिर ल्याएको म चाहन्थे। मैले मिश्रका मानिसहरू माथि अनेक भयानक घटनाहरू घटाएँ। त्यसपछि मैले तिमीहरूका मानिसहरूलाई मिश्र बाहिर निकालेर ल्याएँ।

6 यसरी नै मैले तिमीहरूका अगुवाहरूलाई मिश्रबाहिर ल्याएँ। तिनीहरू लाल समुद्रमा आए अनि मिश्रका मानिसहरूले तिनीहरूलाई खेदिहेका थिए। त्यहाँ रथ अनि घोड सवारहरू थिए।

7 यसकारण मानिसहरूले म परमप्रभुलाई सहायताको निम्ति याचना गरे। अनि तिमीहरू र मिश्रका मानिसहरू बीचमा मैले अन्धकार स्थापित गरे। म परमप्रभुले तिनीहरूलाई समुद्र छापे बनाएँ। मैले मिश्रका सेनालाई जे गरे त्यो त तिमीहरू आफैले देख्यौ।

“त्यसपछि, तिमीहरू लामो समयसम्म मरुभूमिमा बस्थ्यौ।

8 तब मैले तिमीहरूलाई एमोरी मानिसहरूको देशमा ल्याएँ। यो यर्डन नदीको पूर्वतर्फ थियो। ती मानिसहरू तिमीहरूको विरुद्ध लडे, तर मैले तिनीहरूलाई परास्त गर्न तिमीहरूलाई दिए। ती मानिसहरूलाई नष्ट गर्ने मैले शक्ति तिमीहरूलाई प्रदान गरे। तब तिमीहरूले त्यो भूमिलाई अधिकारमा लियो।

9 “तब मोआबको राजा, सिप्पोरका छोरा बालाकले इस्राएलका मानिसहरू विरुद्ध लड्न तयार भए। ती राजाले बओरका छोरा बालामलाई बोलाई पठाए। उसले बालामलाई तिमीहरूलाई श्रापदिन लगाए।

10 तर म, परमप्रभुले बालामको कुरा सुन्न अस्वीकार गरे। यसर्थ बालामले तिमीहरूलाई अनेक पल्ट आशीर्वाद दिए। मैले तिमीहरूलाई बँचाएँ अनि विपत्तबाट निकालें।

11 “त्यसपछि तिमीहरू यर्डन नदी पारी यरीहो शहर तर्फ गयो। यरीहोका मानिसहरू तिमीहरू विरुद्ध लडे। एमोरी, परिज्जी, कनानी, हिती, गिर्गाशी, हब्बी अनि यबसी मानिसहरू पनि तिमीहरू विरुद्ध लडे। तर मैले तिनीहरू सबैलाई तिमीहरूलाई परास्त गर्न दिए।

12 जब तिमीहरूका सेनाहरू अघि बढ्दै थिए मैले तिमीहरूको अघि बच्छ्यूँहरूलाई पठाईदिए। ती बच्छ्यूँहरूले दुईजना राजाहरूलाई छोडन बाध्य गरयो। यसरी तिमीहरूले आफ्ना तरवार अनि धनुको प्रयोग नगरी नै त्यो भूमि लियो।

13 “मैले त्यो भूमि तिमीहरूलाई दिएँ। जुन भूमिका निम्ति तिमीहरूले काम गरेनौ मैले त्यो भूमि तिमीहरूलाई दिएँ। तिमीहरूले ती शहरहरू निर्माण गरेनौ-ती मैले तिमीहरूलाई दिएँ। तिमीहरूसित दाखबारी अनि भद्राक्षेका बृक्षका बगौँचाहरू छन्, तर ती बगौँचाहरूमा तिमीहरूले विस्वा लाग्नु परेन।”

14 तब यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुका बचनहरू सुन्यौ, यसर्थ तिमीहरूले परमप्रभुको सम्मान गर्नु पर्छ अनि साँचो भागमा उहाँको सेवा गर्नु पर्छ। ती अपवित्र देवताहरूलाई पर्याँकि देऊ, जुन तिमीहरूका पिता-पुर्खाहरूले मिश्रमा र यूफ्रेटिस नदीको पारिपट्टि पूजे गर्थे। अब तिमीहरूले परमप्रभुलाई मात्र आराधना गर्नु पर्छ।

15 “तर हुन सक्छ, तिमीहरू परमप्रभुको सेवा गर्न चाहँदैनौ। कसलाई सेवा गर्छौ त्यो तिमीहरूले निर्णय लिनु पर्छ। के तिमीहरू, तिमीहरूका अगुवाहरूले यूफ्रेटिस नदीको पारिपट्टि बस्दा पूजेका झटा देवताहरूको सेवा गर्छौ? अथवा, यो भूमिमा बसे एमोरी मानिसहरूका देवताको सेवा गर्छौ? तिमीहरू आफैले चुनु पर्छ। तर म अनि मेरो घरनाले भने परमप्रभुके सेवा गर्ने छौँ।”

16 तब मानिसहरूले उत्तर दिए, “हामीहरू परमप्रभुको अनुसरण गर्न कहिल्यै पनि छाड्ने छैनौ। हामी अन्य देवताहरूको सेवा कहिले पनि गर्ने छैनौ।

17 हामी जान्दछौँ कि परमप्रभु नै परमेश्वर हुनुहुन्थ्यो, जसले हाम्रा मानिसहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो। त्यस देशमा हामी दास थियौ। तर परमप्रभुले हाम्रा निम्ति त्यहाँ महान काम गर्नु भयो। उहाँले हामीलाई त्यो देशबाट बाहिर ल्याउनु भयो, अनि अन्य भूमिहरूबाट यात्रा गर्दा हामीलाई सुरक्षा प्रदान गर्नु भयो।

18 परमप्रभुले हामीलाई यी भूमिहरूमा बसे मानिसहरूलाई परास्त गर्नमा सहयोग प्रदान गर्नु भयो। परमप्रभुले हामीलाई जो एमोरी मानिसहरू यो देशमा बस्थे त्यहाँ अहिले हामी छौ, यो परास्त गर्नमा हामीलाई सहायता गर्नुभयो। यसर्थ हामी परमप्रभुको सेवा गरिरहनेछौँ। किनभने उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ।”

19 तब यहोशूले भने, “त्यो सत्य हो। परमप्रभुको सेवा गर्दैजान तिमीहरू सक्तैनौ। परमप्रभु परमेश्वर पवित्र हुनुहुन्छ। अनि आफ्ना मानिसहरूले अन्य देवताहरूको पूजा गरेको परमेश्वरले घृणा गर्नुहुन्छ। यदि तिमीहरू त्यसरी उहाँको विरुद्ध भयो भने परमेश्वरले तिमीहरूलाई क्षमा गर्नु हुने छैन।

20 तर तिमीहरूले परमप्रभुलाई त्यागनेछौ अनि अन्य देवताहरूको सेवा गर्ने छौ। परमप्रभुले तिमीहरू माथि भयानक घटनाहरू घटाउनु हुनेछ। परमप्रभुले तिमीहरूलाई नष्ट गर्नु हुनेछ। परमप्रभु परमेश्वर तिमीहरू प्रति भलो हुनुहुन्छ। तर यदि तिमीहरू उहाँको विरुद्ध भयो भने उहाँले तिमीहरूलाई नष्ट गर्नु हुनेछ।”

21 तब मानिसहरूले यहोशूलाई भने, “अहँ! हामी परमप्रभुको सेवा गर्नेछौँ।”

22 तब यहोशूले भने, “तिमीहरू आफैलाई अनि तिमीहरूसित भएका मानिसहरूलाई हेर। के, तिमीहरू सब जान्दछौ अनि सहमत हुन्छौ? के तिमीहरूलाई परमेश्वरको सेवा गर्नका निम्ति चुनिएको छौ? तिमीहरू सबै यसका साक्षी छौ?”

मानिसहरूले उत्तर दिए, “हो, यो सत्य हो! हामी सबैले देख्न सक्छौ कि हामीहरू परमप्रभुको सेवा गर्नका निम्ति चुनिएका छौँ।”

23 तब यहोशूले भने, “त्यसो हो भनी तिमीहरूसित भएका झटा देवताहरूलाई पर्याँकि देऊ र परमप्रभु इस्राएलका परमेश्वरलाई तिमीहरूको सम्पूर्ण हृदयले प्रेम गर।”

24 तब मानिसहरूले यहोशूलाई भने, “परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्नेछौँ। हामी उहाँको आज्ञा पालन गर्नेछौँ।”

25 यसर्थ त्यसदिन यहोशूले मानिसहरूका निम्ति एक करार गरे। यहोशूले त्यो करार शकेम नाउँको शहरमा गरे। त्यहाँ तिनीहरूले अनुसरण गर्नु पर्ने नियम बन्यो।

26 यहोशूले यी कुराहरू परमेश्वरको व्यवस्थाको पुस्तकमा लेखे। तब यहोशूले एउटा विशाल ढुङ्गा भेटायो। यो ढुङ्गा त्यो करारको प्रमाण थियो। उनले त्यो ढुङ्गालाई परमप्रभुको पवित्र पालको नर्जिके भएको फलौटको रूप मुनि राखे।

27 त्यसपछि यहोशूले सबै मानिसहरूलाई भने, “यो ढुङ्गाले तिमीहरूलाई आज मैले भनेका कुराहरूको सम्झना गराउनमा सहायता गर्नेछ। जब परमप्रभु आज हामीसित बात गरिरहनु भएको बेला यो ढुङ्गा यहाँ थियो। यसर्थ यो ढुङ्गाले आज के भयो त्यही कुरा तिमीहरूलाई सम्झना गर्न सहायता गर्नेछ। यो ढुङ्गा तिमीहरूको विस्मृ एउटा साक्षी बन्नेछ। यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको विस्मृमा जान देखि रोक्नेछ।”

28 तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेका मानिस आफ्ना भूमिमा फर्के।

यहोशूको मृत्यु

29 त्यसपछि नूनका छोरा यहोशूको मृत्यु भयो। यहोशू 110 वर्ष उमेरका थिए।

30 यहोशूलाई तिम्नथसेरहमा उसको आफ्नै भूमिमा गाडे। यो गाश डौंडाको उत्तरमा भएको एप्रैमको पहाडी देशमा थियो।

31 इस्राएलका मानिसहरूले यहोशू जीवित रहेको समयमा परमप्रभुको सेवा गरेका थिए। अनि यहोशूको मृत्यु भएपछि पनि मानिसहरूले परमप्रभुको सेवा जारिराखे। मानिसहरूले परमप्रभुको सेवा गर्दै गए। जब तिनीहरूका अगुवाहरू जीवित थिए। यी अगुवाहरू नै थिए, जसले ती कुराहरू देखेका थिए जो परमप्रभुले इस्राएलका निम्ति गर्नु भएको थियो।

यूसुफ घर आउँछन्

32 जब इस्राएलका मानिसहरूले मिश्रदेश छाडे, तिनीहरूले यूसुफको शरीरका हाडहरू साथमा बोकेर हिंडे। यसरी मानिसहरूले यूसुफका हाडहरूलाई शकेममा गाडिदिए। तिनीहरूले ती हाडहरू त्यो भूमिमा गाडे जो याकुबले शकेम नाउँ गरेका मानिसका पिता हमोरका छोराहरूकोबाट किनेका थिए। याकुबले त्यो भूमि शद्ध चाँदीका एकसय सिक्कामा किनेका थिए। यो भूमि यूसुफका सन्तानको थियो।

33 हारूनका छोरा एलाजारको पनि मृत्यु भयो अनि एप्रैमको पहाडी देश गिबामा गाडे। गिबा एलाजारका छोरा पीनहासलाई दिइएको थियो।

न्यायकर्ताहरूको पुस्तक

यहदा कनानीहरू विरुद्ध युद्ध गर्छन्

1 यहेशुको मृत्युपछि इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे। तिनीहरूले भने, “हाम्रा निम्ति कनानी मानिसहरूको विरुद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?”

2 परमप्रभुले इस्राएली मानिसहरूलाई भन्नुभयो, “यहदाको कुल समूह जानेछ। म तिनीहरूलाई यो भूमि लिन सहायता गर्नेछु।”

3 यहदाका मानिसहरूले तिनीहरूको दाजु-भाई शिमोनका मानिसहरूसित सम्झौता गरे, “आऊ हामीलाई सहायता गर्न हाम्रो क्षेत्रमा युद्ध गर अनि हामीहरू त्यसरी नै तिमीहरूको क्षेत्र जित्र तिमीहरूलाई सहायता गर्नेछौं।” शिमोनका मानिसहरू राजी भए र यहदाका मानिसहरू, तिनीहरूका दाजु-भाईहरूलाई सहायता गर्न गए।

4 परमप्रभुले यहदाका मानिसहरूलाई कनानीहरू अनि परिज्जीहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यहदाका मानिसहरूले दशहजार मानिसहरूलाई बेजेक शहरमा मारिदिए।

5 बेजेक शहरमा यहदाका मानिसहरूले बेजेकका शासकलाई भेट्टाए अनि तिनीहरूसित लडे। यहदाका मानिसहरूले कनानी अनि परिज्जीहरूलाई पराजित गरे।

6 बेजेकका राज्यपाल उम्कने कोशिश गरे। तर यहदाका मानिसहरूले तिनलाई खेदे र समाते। जब तिनीहरूले उसलाई समाते, तिनीहरूले तिनका बूढी-औलाहरू काटिदिए।

7 तब बेजेकका शासकले भने, “मैले सत्तरी जना राजाहरूको हात र खुट्टाका बूढी-औलाहरू काटिदिएँ। अनि ती राजाहरूले मेरो मेचबाट झरेका खानेकुराका टुक्राहरू खानु पर्यो। मैले ती राजाहरू प्रति गरेका कुराहरू अहिले म माथि परेभन्वरले फर्काउनु भयो।” यहदाका मानिसहरूले बेजेकका शासकलाई यरशलेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो।

8 यहदाका मानिसहरू यरशलेमको विरुद्ध लडे अनि त्यसलाई कब्जा गरे। यहदाका मानिसहरूले यरशलेमका मानिसहरूलाई मार्न आफ्ना तरवारहरू उपयोग गरे। त्यसपछि तिनीहरूले त्यस शहरलाई जलाइदिए।

9 पछि यहदाका मानिसहरू धेरै कनानीहरूसँग युद्ध गर्ने उद्योतिर आए जो नेगेवको पहाडी देश अनि पश्चिमी मैदानतिर बस्थे।

10 तब यहदाका मानिसहरू कनानी मानिसहरूको विरुद्ध युद्ध गर्न गए जो हेब्रोनमा बस्थे। (हेब्रोनको अर्को नाउँ किर्यात अर्बा थियो) यहदाका मानिसहरूले शेसे, अहीमन अनि तल्वै नाउँका मानिसहरूलाई पराजित गरे।

कालेब र तिनकी छोरी

11 यहदाका मानिसहरूले त्यो स्थानलाई छोडे। तिनीहरू त्यहाँका मानिसहरू विरुद्ध लडनको निम्ति दबीर शहर तर्फ गए। (बितेको समयमा दबीरलाई किर्यातसेपर भनिन्थ्यो)

12 तर यहदाका मानिसहरूले युद्ध शरणाुँ अधि कालेबले मानिसहरूलाई शपथ गराए। कालेबले भने, “म किर्यात-सेपेर माथि लडई गर्न चाहन्छु। म मेरी छोरी अक्सालाई त्यस मानिससित विवाह गर्न दिनेछु जसले त्यो शहरमाथि आक्वमण गर्छ अनि त्यसलाई कब्जा गर्छ। म त्यस मानिसलाई मेरो छोरीसित विवाह गर्नदिनेछु।”

13 कालेबको कनज नाउँको कान्छो भाइ थियो। कनजको ओत्रिएल नाउँको एउटा छोरो थियो। ओत्रिएलले किर्यात-सेपेर शहरमालाई कब्जा गरे। यसर्थ कालेबले आफ्नी छोरी अक्सालाई उसको पत्नी हुन दिए।

14 अक्सा ओत्रिएलसित बस्रगइन्। ओत्रिएलले अक्सालाई आफ्ना पितासित केही भूमि माग्नु भने। अक्सा पिता कहँ गइन्। जब तिनी आफ्नो गथाबाट ओर्लिन कालेबले तिनलाई भने, “के गल्ती भयो?”

15 अक्साले कालेबलाई उत्तर दिइन्, “मलाई एक आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगेवमा एक टुक्रा जमीन दिनुभयो। कृपया मलाई त्यसमा पानीको व्यवस्था गरिदिनु होस्।” यसर्थ कालेबले अक्सालाई तिनले चाहेको कुरा दिए। कालेबले अक्सालाई त्यस भूमिका माथिल्लो अनि तल्लो पानीको मूलहरू दिए।

16 मोशाका ससुराका सन्तान, केनीहरू यहदाका मानिसहरूसँग खजुरका रूखहरूको शहरबाट आरद नजीक नेगेवमा भएको यहदाको मरुभूमिमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।

17 केही कनानी मानिसहरू सप्त शहरमा बस्थे। यसर्थ यहदा अनि शिमोनका कुल समूहका मानिसहरूले ती कनानी मानिसहरू माथि आक्वमण गरे। तिनीहरूले पूर्णरूपले शहरलाई नाश पारे। यसर्थ तिनीहरूले त्यो शहरको नाउँ होर्मा राखे।

18 यहदाका मानिसहरूले गाजा शहर अनि त्यसका वरिपरिका स-साना शहरहरूलाई पनि अधिकारमा लिए। यहदाका मानिसहरूले अशकलोन, एक्वोन शहरहरू अनि ती वरिपरिका सबै स-साना शहरहरूलाई पनि कब्जा गरे।

19 यहदाका मानिसहरूले जब युद्ध गरे परमप्रभु तिनीहरूका पक्षमा हुनुहुन्थ्यो। तिनहरूले पहाडी देशको भूमि लिए। तर यहदाका मानिसहरूले बेसीको भूमि लिन असफल भए, किनभने त्यहाँ बसे मानिसहरूसित फलामका रथहरू थिए।

20 मोशाले कालेबलाई हेब्रोन दिएका थिए। यसर्थ त्यो भूमि कालेबका कुललाई दिए। कालेबका मानिसहरूले अनाकका तीनजना छोराहरूलाई त्यो स्थान छोड्न वाध्य तुल्याए।

21 बिन्यामीन कुल समूहले यबूसी मानिसहरूलाई यरशलेम छोड्न वाध्य तुल्याउन सकेनन्। यसकारण आज पनि, यरशलेममा यबूसी मानिसहरू बिन्यामीन कुल समूहसित बस्छन्।

यसुफका मानिसहरूले बेतेल कब्जा गर्छन्

22 यसुफका कुल समूहका मानिसहरू बेथेल विरुद्ध लँडाई गर्न गए। (अतीतमा बेथेललाई लूज भनिन्थ्यो।) परमप्रभु यसुफका कुल समूहका मानिसहरूका पक्षमा हुनुहुन्थ्यो।

23 यसुफका कुल समूहका मानिसहरूले बेथेल शहरमा केही जासुसहरू पठाए। ती मानिसहरू बेथेल शहरलाई पराजित गर्ने मौका खोजिरहेका थिए।

24 जब ती जाससहरूले बेथेल शहरलाई हेर्दैथे तिनीहरूले एकजना मानिसलाई शहर बाहिर आइरहेको देखे र जाससहरूले त्यस मानिसलाई भने, “हामीलाई शहर भित्र प्रवेश गर्ने एउटा गुप्त मार्ग देखाऊ। हामी शहर माथि आक्रमण गर्नेछौं। तर यदि तिमीले हामीलाई सहायता गर्दौं भने हामी तिमीलाई नोक्सान पुर्याउने छैनौं।”

25 त्यो मानिसले जाससहरूलाई शहर भित्र पसे गुप्त मार्ग देखाइ दियो। यसुफका मानिसहरूले बेतेलका मानिसहरूलाई मान्नु तिनीहरूका तरवारहरू प्रयोग गरे। तर त्यो मानिस अनि उसको सबै परिवारका सदस्यहरूलाई तिनीहरूले शहर कब्जा गर्न सहायता गरेको कारणले स्वतन्त्र साथ शहर जान दिए।

26 त्यो मानिस त्यसपछि त्यस देशमा गयो जहाँ हिती मानिसहरू बस्थे र शहर निर्माण गर्थे। उसले त्यो शहरलाई लूज नाउँ दियो। अनि त्यो शहरलाई आजसम्म पनि लूज नै भनिन्छ।

अन्य कुल समूहहरू कनानीहरूसित युद्ध गर्छन्

27 कनानी मानिसहरू बेतशान, तानाक, दोर, इल्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा बस्दै थिए। मनश्शेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड्न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड्न अस्वीकार गरे।

28 पछि इस्राएलका मानिसहरू शक्तिशाली भए अनि कनानी मानिसहरूलाई तिनीहरूका दासको रूपमा कार्य गर्न बाध्य तुल्याए। तर इस्राएलका मानिसहरूले समस्त कनानी मानिसहरूलाई तिनीहरूका भूमि छोड्न बाध्य तुल्याउन सकेनन्।

29 एप्रैम कुल समूहका मानिसहरूसित पनि त्यस्तै (घट्टना) भयो तिनीहरूले कनानी मानिसहरूलाई गेजेर देखि भागान सकेनन्। यसर्थ कनानी मानिसहरू एप्रैम गेजेरका मानिसहरूसित बसिरहे।

30 जबलूनका कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। जबलूनका मानिसहरूले कनानी मानिसहरूलाई कित्रोन र नहलोल शहरहरूबाट बाहिर निकालेनन् ती कनानी मानिसहरू त्यहाँ रहेर जबलूनका मानिसहरूसित बसे। तर जबलूनका मानिसहरूले ती मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्न लगाए।

31 आशेर कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। आशेरका मानिसहरूले अन्य मानिसहरूलाई अक्को, सीदोन, अहलाब, अक्जबी, हेलबा, अपीक अनि रहोब शहरहरू छोड्न कर गरेनन्।

32 आशेरका कुल समूहका मानिसहरूले पनि ती कनानीहरूलाई तिनीहरूका भूमि छोड्न कर लगाएनन्। यसर्थ कनानीहरू आशेरका मानिसहरूसित बसिरहे।

33 नमाली कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। नमालीका मानिसहरूले कनानी मानिसहरूलाई बेतशेशे अनि बेतनात शहरहरू छोड्न कर गरेनन्। यसरी नमालीका मानिसहरू ती मानिसहरूसित ती शहरहरूमा रहे। ती कनानी मानिसहरूले नमाली मानिसहरूका निम्ति दासको रूपमा काम गरे।

34 एमोरी मानिसहरूले दानका कुल समूहका मानिसहरूलाई पहाडी देशमा बस्न बाध्य तुल्याए। तिनीहरू पहाडतिर बस्नु पर्यो किनभने एमोरी मानिसहरूले तिनीहरूलाई उपत्यकामा बस्न तल झर्न दिएनन्।

35 एमोरी मानिसहरूले हेरेश पर्वत, अथ्यालोन अनि शाल्बीममा रहने निर्णय गरे। पछि यसुफका कुल समूह शक्तिशाली भए। तब तिनीहरूले एमोरी मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्ने तुल्याए।

36 एमोरी मानिसहरूको भूमि बिच्छी घाँटी देखि सेला अनि सेला पारिको पहाडी देशसम्म थियो।

2

बोकीममा परमप्रभुका स्वर्गदूत

1 परमप्रभुका स्वर्गदूत गिलगाल शहर देखि बोकीम शहरसम्म गए। स्वर्गदूतले इस्राएलका मानिसहरूलाई भने, “मैले तिमीहरूलाई मिस्रदेशबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई यो भूमिमा ल्याएँ जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरूसित गरेको करार कहिल्यै भङ्ग गर्ने छैन।

2 तर बद्दलामा, तिमीहरूले यस भूमिमा बसे मानिसहरूसित कुनै पनि करार कहिले बाँधेन छैनौं। तिमीहरूले तिमीहरूका वेदीहरू नष्ट गर्नुपर्छ। त्यो तिमीहरूलाई मैले भनेको थिएँ। तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौं।

3 “अब म तिमीहरूलाई भन्नेछु, ‘अब देखि उता यी मानिसहरूलाई म यो भूमिदेखि धपाउने छैन। यी मानिसहरू तिमीहरूको निम्ति समस्या बनिनेछन्। तिमीहरूका असत्य देवताहरूले तिमीहरूलाई पासोमा पार्नेछन्।’ ”

4 परमप्रभुका स्वर्गदूतले इस्राएलका मानिसहरूलाई वचन दिइसके पछि मानिसहरू जोडले रोए।

5 यसर्थ इस्राएलका मानिसहरूले जहाँ विलाप गरे त्यस स्थानको नाउँ, बोकीम राखे। बोकीममा इस्राएलका मानिसहरूले परमप्रभुका निम्ति बलिदानहरू अर्पण गरे।

अवज्ञा अनि पराजित

6 तब यहोशले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेक कुल समूह त्यहाँ बस्नका निम्ति आफ्ना इलाका ओगट्न गए।

7 इस्राएलीहरूले परमप्रभुको सेवा यहोश जीवित रहसम्म गरे अनि उसको मृत्यु पछि पनि जब सम्म बृद्ध प्रधानहरू रहिरहे। यी बृद्ध प्रधानहरूले इस्राएलका मानिसहरूका निम्ति परमप्रभुले गर्नु भएको सम्पूर्ण महान कुराहरू देखेका थिए।

8 नूनका छोरा, परमप्रभुका सेवक यहोशको एक सय दश वर्षको उमेरमा मृत्यु भयो।

9 इस्राएलका मानिसहरूले यहोशलाई दफन गरिदिए। तिनीहरूले यहोशलाई त्यो भूमिमा गाडिदिए जुन तिनलाई दिइएको थियो। त्यो तिम्नात-हेरसमा गाशपर्वतको उत्तरतर्फ एप्रैमको पहाडी देशमा थियो।

10 त्यसपछि त्यो सम्पूर्ण पुस्ताको मृत्यु भयो, अर्को पुस्ता बढेर आयो। यो नयाँ पुस्ताले परमप्रभुको विषयमा अनि परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएको कुराहरू जान्दैनथेथ्यो।

11 यसकारणले इस्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार झूटा देवता बालको सेवा गरेर तोडिदिए।

12 परमप्रभुले इस्राएलका मानिसहरूलाई मिस्रदेशबाट बाहिर ल्याउनु भएको थियो। अनि यी मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुलाई आराधना गरेका थिए। तर इस्राएलका मानिसहरूले परमप्रभुको अनुसरण गर्न छोडिदिए। इस्राएलका मानिसहरूले तिनीहरूका वरिपरि बसे मानिसहरूका झूटा देवताहरूको पूजा गर्न शुरू गरे। त्यसले परमप्रभुलाई क्वोधित तुल्यायो।

13 इस्राएलका मानिसहरूले परमप्रभुको आराधना अनुसरण गर्न छोडे र बाल र अशतारोतको पूजा गर्न थाले।

14 परमप्रभु इसाएलीहस्सित क्वोधित हुनुभयो। यसकारण परमप्रभुले लुटमार गर्नेहरूलाई इसाएलीहस्समाथि आक्वमण गर्ने र सम्पति लुट्ने अनुमति दिनुभयो। परमप्रभुले तिनीहरूका वरिपरि बस्ने तिनीहरूका शत्रुहरूलाई, पराजित गर्न दिनुभयो। इसाएलीहस्सले तिनीहरू स्वयंलाई आफ्ना शत्रुहरूको आक्वमण विरुद्ध आफ्नो रक्षा गर्न सकेनन्।

15 यदि इसाएलीहस्सले तिनीहरूका छिमिकिहरूका देवताहरूको सेवा गरे, उहाँले त्यसो गर्नु भनी प्रतिज्ञा गर्नु भए जस्तै जहिले पनि इसाएलीहस्सलाई गर्थे परमप्रभु तिनीहरूको विरुद्धमा रहनु हुन्थ्यो। यसकारण तिनीहरू लगातार पराजित भइरहे। इसाएलका मानिसहरूले अनेक कष्ट पाए।

16 तब परमप्रभुले न्यायकर्ता भनिने अगुवाहरू चुनुनुभयो। यी अगुवाहरूले इसाएलका मानिसहरूलाई तिनीहरूको सम्पत्तिहरू लाने शत्रुहरूबाट बचाए।

17 तर इसाएलका मानिसहरूले आफ्ना न्यायकर्ताहरूको कुरा सुनेनन्। इसाएलका मानिसहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। तिनीहरूले अन्य देवताहरूको अनुसरण गरे। अतीतमा इसाएली मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुको आज्ञा पालन गर्दथे। तर अहिले इसाएली मानिसहरू परिवर्तन भए अनि परमप्रभुको आज्ञा पालन गर्न छोडे।

18 धेरै पल्ट इसाएलका शत्रुहरूले मानिसहरू प्रति नराम्रा कुराहरू गरे। यसर्थ इसाएलका मानिसहरूले सहायताको निम्ति विलाप गरे। परमप्रभु धेरै पल्ट मानिसहरूका निम्ति दुःखीत हुनुभयो। धेरै पल्ट उहाँले मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउनको निम्ति न्यायकर्ता पठाउनु भयो। परमप्रभु सदैव ती न्यायकर्ताहरूसित दृढरुद्ध्यो। यसरी धेरै पल्ट इसाएलका मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउनु भयो।

19 तर जब हेरेक न्यायकर्ताको मृत्यु हुन्थ्यो, इसाएलका मानिसहरू फेरि पाप गर्न अनि असत्य देवताहरूको पूजा गर्न शुरू गर्थे। इसाएलका मानिसहरू अनि हठी थिए? तिनीहरूले आफ्ना कुकर्म छोड्न अस्वीकार गरे।

20 यसर्थ परमप्रभु इसाएलका मानिसहरूसित क्वोधित हुनुभयो, अनि उहाँले भन्नुभयो, “यी जातिहरूले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई भङ्ग गरेका छन्। तिनीहरूले मेरो कुरा सुनेनन्।

21 यसर्थ इसाएलका मानिसहरूका निम्ति म अब उप्रान्त ती जातिहरूलाई पराजित गरेर मार्ग खुल्ला गरिदिने छैन। ती मानिसहरू त्यस बेलासम्म त्यही भूमिमा थिए जब यहोशको मृत्यु भयो। अनि म ती जातिहरूलाई यस भूमिमा रहनदिनेछु।

22 म ती जातिहरूलाई इसाएलका मानिसहरूको जाँच गर्नमा प्रयोग गर्दिछु। म यो हेर्ने छु कि इसाएलीहस्सले तिनीहरूका पिता-पुर्खाहरूले झैं परमप्रभुका आज्ञा पालन गर्छन् कि गर्दैनन्।”

23 परमप्रभुले ती जातिहरूलाई त्यस भूमिमा रहनदिनु भयो। परमप्रभुले ती जातिहरूलाई देश झट्टै छोड्नु भनी बाध्य तुल्याउनु भएन। उहाँले यहोशका सेनालाई पराजित गर्न तिनीहरूलाई दिनु भएन।

3

1-2 परमप्रभुले ती अन्य जातिहरूका सबै मानिसहरूलाई इसाएलको भूमि छोडन कर लगाउनु भएन। परमप्रभु इसाएलका मानिसहरूको परीक्षा गर्न चाहनुहुन्थ्यो। यससमय जीवित रहेका कुनै पनि इसाएलका मानिसहरू कनानको भूमि लिनका निम्ति गरिएको युद्धमा लडेका थिएनन्। यसर्थ परमप्रभुले ती अन्य जातिहरूलाई तिनीहरूका देशमा रहन दिनुभयो। (परमप्रभुले इसाएलका मानिसहरूलाई, जो ती युद्धमा लडेका थिएनन्, शिक्षा दिनलाई यसो गर्नु भएको थियो।) परमप्रभुले यस भूमि छोड्न लगाउनु भएका जातिहरूका नाउँ यो हो:

3 पलिशती मानिसहरूका पाँच जना शासकहरू, समस्त कनानीहरू, सिदोनीहरू अनि हिब्बी मानिसहरू जो लेबानोन पर्वतका बाल-हेर्मान पर्वतदेखि लेबो-हमातसम्म बस्थे।

4 परमप्रभुले ती जातिहरूलाई, इसाएली मानिसहरूको जाँच गर्नका निम्ति त्यो भूमिमा छोड्नु भएको थियो। उहाँले यो हेर्न चाहनुहुन्थ्यो कि इसाएलका मानिसहरू परमप्रभुका आज्ञाहरू, जो उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई मोशा मार्फत दिनु भएको आज्ञाहरू पालन गर्छन् कि गर्दैनन् भनेर।

5 इसाएलका मानिसहरू कनानी, हिन्ती, एमोरी, परिज्जी, हिब्बी अनि यबूसी मानिसहरू साथ बस्थे।

6 इसाएलका मानिसहरू ती मानिसहरूका छोरीहरूसित बिवाहवारी गर्न थाले। इसाएलका मानिसहरूले आफ्ना छोरीहरूलाई ती मानिसहरूका छोराहरूसित विवाह गर्न दिए। अनि इसाएलका मानिसहरूले ती मानिसहरूका देवताहरू पूज्न थाले।

पहिलो न्यायकर्ता, ओत्रिएल

7 इसाएलका मानिसहरूले परमप्रभुसित गरेको करार तिनीहरूले भङ्ग गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई बिर्सि अनि झुटा देवताहरू बाल अनि अशेराको सेवा गरे।

8 परमप्रभु इसाएलका मानिसहरूसित क्वोधित हुनुभयो। इसाएलका मानिसहरूमाथि शासन गर्न परमप्रभुले अरम-नैरैमका राजा कृशन रिशातैमलाई तिनीहरूलाई हराउने शक्ति दिनुभयो। इसाएलीहरू आठ वर्षसम्म त्यो राजाको अधीनमा रहे।

9 तर इसाएलका मानिसहरूले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहरूलाई बचाउन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्रिएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्रिएलले इसाएलका मानिसहरूको सेवा गरे।

10 परमप्रभुको आत्मा ओत्रिएल माथि आउनुभयो अनि तिनी इसाएली मानिसहरूका न्यायकर्ता बने। ओत्रिएलले इसाएली मानिसहरूलाई युद्ध तर्फ अग्रसर गराए। परमप्रभुले ओत्रिएललाई अरामका राजा कृशन रिशातैमलाई पराजित गर्नमा सहायता गर्नुभयो।

11 यसरी त्यो भूमि कनजका छोरा ओत्रिएलको मृत्यु नभए सम्म चालीस वर्षको निम्ति शान्तिसित रह्यो।

न्यायकर्ता एहद

12 फेरि इसाएलका मानिसहरूले परमप्रभुसित गरेको तिनीहरूको करार भङ्ग गरे। यसकारण परमप्रभुले इसाएलका मानिसहरूलाई पराजित गर्न मोआबका राजा एलोनलाई बल दिनुभयो।

13 एलोनले अम्मोनी अनि अमालेकी मानिसहरूबाट सहायता प्राप्त गरे। तिनीहरू उनीसित मिले अनि इसाएलका मानिसहरू माथि आक्वमण गरे। एलोन अनि उनका सेनाले इसाएलका मानिसहरूलाई पराजित गरे। अनि तिनीहरूलाई खजुर वृक्षको शहर छोड्न बाध्य तुल्याए।

14 मोआबका राजा एलोनले इसाएलका मानिसहरू माथि अठ्ठार वर्षसम्म शासन गरे।

15 मानिसहरूले परमप्रभुसित विलाप गरे। यसै कारण परमप्रभुले इसाएलका मानिसहरूलाई बचाउनका निम्ति एकजना व्यक्तिलाई पठाउनु भयो। यो व्यक्तिको नाउँ एहद थियो। एहद बिन्यामीन कुल समूहका गेरा नाउँको मानिसका छोरा थिए। एहदले आफ्ना देहेहातले लडाँई गर्ने तालिम लिएका थिए। इसाएलका मानिसहरूले एहदलाई मोआबका राजा एलोन कहाँ उपहारसितै पठाए।

16 एहदले स्वयंका निम्ति एउटा तरवार बनाएका थिए। त्यो तरवारको दुवै पट्टि धारहरू थिए अनि अठ्ठार इंच लामो थियो। एहदले त्यो तरवार आफ्नो दाहिने जाँघमा बाँधेका थिए अनि आफ्नो पोशाक मुनि लुकाएका थिए।

- 17 यसरी एहदले मोआबका राजा एलोन कहौं भेटी ल्याए। एलोन अत्यन्त मोटा मानिस थिए।
- 18 भेटी चढाएपछि तिनले ती मानिसहरूलाई पठाए जसले भेटी बोकेका थिए।
- 19 तिनीहरूले राजदरबार छोडे। जब एहद गिलगाल नजिकका मूर्तिहरू भएको ठाउँमा पुगे, तिनी घुमे अनि राजालाई भेट्न फर्किए। एहदले राजा एलोनलाई भने, “राजा, तपाईंको निम्ति मसित गुमको सन्देश छ।”
- राजाले तिनलाई चुपलाग्नु भने अनि त्यसपछि सबै सेवकहरूलाई कोठाबाट बाहिर पठाए।
- 20 एहद एलोन राजा कहौं गए। राजा आफ्नो दरबारको माथिल्लो कोठामा एकलै बसिरहेका थिए।
- तब एहदले भने, “मसित तपाईंको निम्ति परमेश्वरको सन्देश छ।” राजा आफ्नो गद्दीबाट उठे। उनी एहदका अत्यन्त छेउमा थिए।
- 21 जसै राजा आफ्नो गद्दीबाट उठ्दै थिए, एहदले आफ्नो देब्रेबाट बढाएर आफ्नो दाहिने जाँघमा बाँधिएको तरवार निकाले। त्यसपछि एहदले तरवार राजाको भुँडीमा रोपिदिए।
- 22 त्यो तरवार एलोनको भुँडीमा यति भित्र पर्यो कि त्यसको बीड पनि बोसोले छोप्यो। एहदले एलोनदेखि तरवार बाहिर तान्न सकेनन् अनि एलोनको आन्दा-भुँडी बाहिर निस्कियो।
- 23 एहदले माथिल्लो कोठामा ढोकाहरू बन्दगरी राजालाई भित्रै ताल्चा लगाएर त्यो निजी कोठाबाट निस्किए।
- 24 एहदले त्यसपछि मूल कोठा छोडे अनि सेवकहरू फर्केर भित्र गए। सेवकहरूले माथिल्लो कोठामा ढोका बन्द गरिएको पाए। यसर्थ सेवकहरूले भने, “राजा आफ्ना निजी विश्राम कोठामा विश्राम गरिरहेका हुनुपर्छ।”
- 25 यसर्थ सेवकहरूले धेरै लामो समयसम्म पखिरे। राजाले माथिल्लो कोठामा ढोकाहरू खोलेनन्। अखिरमा सेवकहरू चिन्तित भए। तिनीहरूले चाबी ल्याए अनि ढोकाहरू खोले। जब सेवकहरू भित्र परे, तिनीहरूले आफ्ना राजालाई भुँडामा मरेर लडिरहेका, देखे।
- 26 सेवकहरूले राजालाई पखिरे गर्दा एहदले उम्कने समय पाए। एहदले मूर्तिहरू पार गरे र सीरा नाउँ गरेको स्थान तिर गए।
- 27 जब एहद सीरामा आए तिनले त्यहाँ, एषैमको पहाडी देशमा, तुरही बजाए। इस्राएलका मानिसहरूले तुरही बजेको आवाज सुने अनि तिनीहरू पहाडबाट तल झरे, एहदले तिनीहरूको अगुवाइ गरे।
- 28 एहदले इस्राएलका मानिसहरूलाई भने, “मेरो अनुसरण गर! परमप्रभुले हाम्रा शत्रुहरू, मोआबका मानिसहरूलाई पराजित गर्नमा हामीलाई सहायता गर्नु भयो।”
- यसर्थ इस्राएलका मानिसहरूले एहदको अनुसरण गरे। तिनीहरू त्यो भूमिलाई अधिकारमा लिन एहदसित सजिलैसित तल यर्दन नदी पार गरेर मोआबको भूमिमा पुगे।
- 29 इस्राएली मानिसहरूले लगभग 10,000 बलवान अनि साहसी मानिसहरूलाई मारे। एकजना मोआबी मानिस पनि उम्किएनन्।
- 30 यसर्थ त्यस दिनदेखि इस्राएलका मानिसहरूले मोआबका मानिसहरू माथि शासन गर्न थाले। अनि त्यो भूमिमा 80 वर्षसम्म शान्ति भईरह्यो।

न्यायकर्ता शमगर

- 31 एहदले इस्राएलका मानिसहरूलाई बँचाए पछि, अर्को मानिसले इस्राएललाई बँचायो। त्यो मानिस अनातको छोरा शमगर थियो। 600 पल्लिती मानिसहरूलाई मान शमगरले गोरा खेप्ने लट्टीको उपयोग गरे।

4

श्री न्यायकर्ता दबोरा

- 1 एहदको मृत्युपछि मानिसहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरे।
- 2 यसर्थ परमप्रभुले कनानका राजा इस्राएलका मानिसहरूलाई पराजित गर्न याबीनलाई दिनु भयो। याबीनले हासोर नाउँ गरेको शहरमा शासन गर्थे। राजा याबीन सेनाका सेनापति सीसरा नाउँका व्यक्ति थिए। सीसरा हरोशेत हम्मोयिम नाउँको शहरमा बस्थे।
- 3 सीसरासित 900 फलाकामका रथहरू थिए। अनि बीस वर्षसम्म तिनी इस्राएलका मानिसहरू प्रति अत्यन्त निघूर भए। यसर्थ तिनीहरूले परमप्रभुसित सहायताको निम्ति विलाप गरे।
- 4 त्यहाँ दबोरा नाउँ गरेकी एउटी अगमवादिनी थिइन्। तिनी लप्पीदोत नाउँ गरेका एकजना व्यक्तिकी पत्नी थिइन्। त्यससमय तिनी इस्राएलको न्यायकर्ता थिइन्।
- 5 दबोरा दबोराको खजूर-स्ख मुनि बसे गथिन्। अनि इस्राएलका मानिसहरू सीसराको विषयमा वकालत गर्न तिनीकहाँ आए। दबोराको खजूरको स्ख रामा अनि बेतेल शहरहरूको माझमा, एषैमको पहाडी देशमा थियो।
- 6 दबोराले बराक नाउँ भएको मानिसलाई एउटा सन्देश पठाइन्। बराक अबीनोअम नाउँका मानिसका छोरा थिए। बराक केदेश शहरमा बस्थे जो नमालीको इलाकामा थियो। दबोराले बराकलाई भनिन्, “परमप्रभु इस्राएलको परमेश्वरले तिम्रो निम्ति यो आज्ञा दिनु भएको छ, ‘जाऊ अनि नमाली अनि जबलूनका कुल समूहहरूबाट 10,000 मानिसहरूलाई भेला गर। ती मानिसहरूलाई लगेर ताबोर पर्वतमा जाऊ।’
- 7 म राजा याबीनका सेनापति सीसरालाई तिमीहरूकहाँ आउन उत्तेजित पार्नेछु। म सीसरालाई तिनका रथहरू, अनि सेनाहरू लिएर किशोन नदीमा आउन लाउनेछु। तब म तिमीहरूलाई त्यहाँ सीसरालाई पराजित गर्नमा सहायता गर्नेछु।”
- 8 तब बराकले दबोरालाई भने, “यदि तपाईं मसित जानु हुन्छ भने म जानेछु अनि यसो गर्नेछु। तर यदि तपाईं मसित जानु हुन्छ भने म जाने छैन।”
- 9 दबोराले उत्तर दिइन्, “निश्चयनै म तिमीसित जानेछु, तर तिम्रो मनोबुत्तिको कारणले जब सीसरालाई पराजित गरिन्छ तिमीलाई सम्मान गरिने छैन। परमप्रभुले एउटी श्रीलाई सीसरामाथि पराजित पार्न दिनुहुनेछ।”
- यसर्थ दबोरा बराकसित केदेश शहरमा गइन्।
- 10 केदेश शहरमा, बराकले जबलून अनि नमाली कुल समूहहरूलाई बोलाए। बराकले ती कुल समूहहरूबाट तिनको अनुसरण गर्नलाई 10,000 मानिसहरू भेला गरे। दबोरा पनि बराकसित गइन्।
- 11 अहिले, त्यहाँ हेबेर नाउँ गरेका एकजना मानिस थिए जो केनी मानिसहरूबाट आएका थिए। हेबेरले अन्य केनी मानिसहरूको साथ छोडेका थिए। (केनी मानिसहरू होबाबका सन्तान थिए। होबाब मोशाका ससुरा थिए।) हेबेरले सानन्मी नामक ठाउँमा बज्रौंकाठको स्खट्टारा आफ्नो घर निर्माण गरेका थिए। सानन्मीमा केदेश शहरको नजिकमा थियो।
- 12 कसैले सीसरालाई भने कि अबीनोअमका छोरा बराक ताबोर पर्वतमा थियो।
- 13 यसर्थ सीसराले आफ्ना 900 फलाकामका रथहरू भेला गरे। सीसराले सबै मानिसहरूलाई पनि आफूसित एकत्रित गरे। तिनीहरू हरोशेत हम्मोयिम शहरदेखि किशोन नदी तर्फ हिडे।
- 14 तब दबोराले बराकलाई भनिन्, “आज परमप्रभुले सीसरालाई पराजित गर्न तिमीहरूलाई सहायता प्रदान गर्नुहुनेछ। तिमीहरू निश्चयनै त्यो जान्दछौ कि परमप्रभुले तिमीहरूलाई युद्ध गर्नको निम्ति डोर्‍याउनु हुनेछ।” यसकारण बराकले 10,000 मानिसहरूलाई ताबोर पर्वतबाट तल झारे।

15 बाराक अनि तिनका मानिसहरूले सीसरालाई आक्चमण गरे। युद्ध भइरहेको समयमा परमप्रभुले सीसरा अनि तिनका रथ अनि मानिसहरूलाई अल्मलाई दिनुभयो। के गर्नु पर्ने तिनीहरूले जानेनन्। यसर्थ बाराक अनि तिनका मानिसहरूले सीसरालाई पराजित गरे। तर सीसराले आफ्नो रथ छोडिदिए अनि पैदलै भागे।

16 बाराक अनि तिनका मानिसहरू सीसराका सेनासित युद्ध गरिरहे। बाराक अनि तिनका मानिसहरूले सीसराका रथहरू र सेनालाई हरोशेत हगोयिमसम्म खेदेर लगे। बाराक अनि तिनका मानिसहरूले सीसराका मानिसहरूलाई मार्न तिनीहरूका निम्ति तरवार प्रयोग गरे। सीसराका कुनै पनि मानिसलाई जीवित छोडेनन्।

17 तर सीसरा भागे। तिनी त्यो पालमा आए जहाँ याएल नाउंकी स्त्री बस्थिन। याएल हेबेर नाउंका मानिसकी पत्नी थिइन। तिनी केनी मानिसहरू मध्ये एक थिइन। हेबेरका परिवार हसोरका राजा याबीन साथ शान्तिसित थिए। यसर्थ सीसरा याएलको पालतिर भागे।

18 याएलले सीसरालाई आउदै गरेको देखिन, यसर्थ उसलाई भेट्न तिनी बाहिर गइन। याएलले सीसरालाई भनिन्, “महाशय मेरो पालमा आउनु होस। भित्र आउनु होस। भयभीत नहनुहोस।” यसर्थ सीसरा याएलको पालमा गए, अनि तिनले उसलाई एउटा गलैचाले ढाकिदिइन।

19 सीसराले याएललाई भने, “म तिर्खाएको छु। कृपया मलाई केही पानी पिउन देऊ।” याएलसित पशुको छालाद्वारा बनाएका एउटा थैलो थियो। तिनले त्यस थैलोमा दूध राखेकी थिइन। याएलले सीसरालाई दूध पिउन दिइन। त्यसपछि सीसरालाई गलैचाले छोपिदिइन।

20 तब सीसराले याएललाई भने, “जाऊ, पालको प्रवेशस्थानमा उभिरह। यदि कोही आएर तिमीलाई, “यहाँ भित्र कोही छ?” भनेर सोध्यो भने, “छैन भनेर त्यसलाई भनिदिनु।”

21 तर याएलले एक कीला र मार्तोल खोजिन। याएल चूपचाप सीसरा कहाँ गइन। सीसरा अत्यन्त थकित थिए, यसर्थ तिनी निदाइरहेका थिए। याएलले त्यो पालको किला सीसराका शिर तिर राखिन अनि त्यसलाई मार्तोलले हिकाँइन। त्यो पालको कीला सीसराको शिरको छेउ भएर भूँडमा गाडियो अनि सीसराको मृत्यु भयो।

22 त्यति नै बेला याएलको पालको छेउमा बाराक, सीसरालाई खोज्दै आए। याएल बाराकलाई भेट्न बाहिर आइन् अनि भनिन्, “भित्र आउनु होस, अनि म तपाईंले खोजीरहनु भएको मानिस तपाईंलाई देखाउँने छु।” यसर्थ बाराक याएलसँग पालभित्र पसे। त्यहाँ बाराकले सीसरालाई तिनको शिरको छेउबाट पार गाएको पालको कीला सहित भूँडमा मरिरहेको भेट्टाए।

23 त्यसदिन परमेस्वरले इस्राएली मानिसहरूका निम्ति कनानका राजा याबीनलाई पराजित गर्न दिनुभयो।

24 यसरी इस्राएली मानिसहरूले कनानका राजा याबीनलाई पराजित नपारुञ्जेल इन-इन शक्तिशाली हुँदै गए। इस्राएलका मानिसहरूले अन्तमा कनानका राजा याबीनलाई नष्ट गरे।

5

दबोरा र बाराकको स्तुति गीत

1 इस्राएलका मानिसहरूले सीसरालाई पराजित गरेको दिन, दबोरा अनि बाराक, अबीनोअमका छोराको गीत गाए:

2 “इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए।

तिनीहरू स्वेच्छाले युद्धमा जाने भए।

परमप्रभुलाई धन्यवाद चढाऊ।

3 “हे राजाहरू हो। सुन!

हे शासकहरू हो। सुन!

म गाउनेछु।

म स्वयं परमप्रभु प्रति गाउनेछु।

म परमप्रभुका निम्ति,

इस्राएलका मानिसहरूका परमेस्वरका निम्ति भजन गाउने छु।

4 “हे परमप्रभु, अतीतमा तपाईं सेडरबाट आउनुभयो।

तपाईं एदोम देशबाट हिंडनु भयो।

तपाईं हिंडनु भयो, अनि पृथ्वी काम्यो,

आकाशबाट वृष्टि भयो,

मेघहरूले पानी बसाए।

5 परमप्रभुको अधि पर्वतहरू हल्लिए, सीनै पर्वतका परमेस्वरको अधि, परमप्रभु इस्राएलका परमेस्वरको अधि।

6 “अनातका छोरा शमगरको समयमा,

याएलको समयमा, मुख्य सडकहरू रिता थिए।

व्यापारीहरू अनि यात्रीहरू पछिल्लो मार्गबाट हिंडदथे।

7 “त्यहाँ कोही सेनाहरू थिएनन्।

दबोरा तिमी नआएसम्म, इस्राएलकी आमा बन्नलाई,

तिमी नआएसम्म इस्राएलमा कुनै सेनाहरू थिएनन्।

8 “परमेस्वरले नयाँ अगुवाहरू चुन्नु भयो

शहरका द्वारहरूमा लडनका निम्ति।

इस्राएलका 40,000 सेनाहरू मध्ये कसैले पनि एक ढाल

अनि एक भाला पाउन सकेनन्।

9 “मेरो हृदय इस्राएलका ती सेनापतिहरूसित छ

जो स्वेच्छाले युद्धमा जाने भए!
परमेश्वर प्रति धन्यवाद चढाऊ!

10 “सेतो गधाको ढाडमा चढ्ने,
जीनको कम्बलमा बसे
अनि बाटोमा हिंड्ने
तिमी मानिसहरू ध्यान देऊ।

11 पशुहरूको लागि पानी भएको खाडलहरूमा
हामी झ्याम्टाको सङ्गीत सुन्दछौं।

मानिसहरू परमप्रभुको विजय, झ्याम्टा उहाँका सेनाहरूको विजय,
जब परमप्रभुका मानिसहरू शहरद्वारमा लडेर विजयी भए,
त्यस विषयमा गाउँछन्।

12 “जाग, व्यँझ दबोरो!
जाग, जाग अनि गीत गाऊ!
हे अबीनोअमका छोरा बाराक, उठ, जाऊ
तिम्रा शत्रुहरूलाई कञ्जा गर।

13 “अब, बाँचेका अगुवाहरू कहाँ जाऊ।
परमप्रभुका मानिसहरू, मसित अनि सेनाहरूसित जाऊ।

14 “एप्रैमका मानिसहरू
अमालेकको पहाडी देशबाट आए।
बिन्यामीन, ती मानिसहरूले,
तिमी अनि तिम्रा मानिसहरूको अनुसरण गरे।
अनि, मार्कीरका कुलका सेनापतिहरू
त्यहाँ उपस्थित थिए।
जबलून कुल समूहको नायकहरू अधिकारीहरू
र कर्मचारीहरूसित आए।

15 इसाकारका अगुवाहरू दबोरासित आए;
तिनीहरूले बाराकलाई समर्पण गरेका थिए। ती मानिसहरू हिंडेर भञ्ज्याड गए।

“रुबेन, तिम्रा सेनाहरूमा अनेक साहसी सेनाहरू छन्।
16 यसर्थ, तिमीहरू किन भेड-शिबिरका अग्निहरूमा अलमली बस्यौ?
रुबेनका सेनाहरूले युद्धको बारेमा गहिरो सोच गरे।
तर तिनीहरूले आफ्ना भेडहरूका निम्ति बजाएको सङ्गीत सुन्दै छाउनीमा बसे।

17 गिलादका मानिसहरू यर्दन नदीको अर्को तर्फ
आफ्ना छाउनीमा बसे।
अनि तिमी दानका मानिसहरू तिमीहरू किन तिमीहरूका जहाजका छेउमा बस्यौ?
आशेरका मानिसहरू सागर छेउमा बसे,
आफ्ना सुरक्षित पोताश्रयमा छाउनी लाए।

18 “तर जबलून अनि नप्तालीका मानिसहरूले ती पहाडहरूमा युद्ध गर्दै आफ्ना प्राणलाई जोखिममा पारे।

19 कनानका राजाहरू युद्ध गर्न आए,
तर तिनीहरूले कुनै खजाना घरतिर लगेनन्।
तिनीहरू मगिदोका खोलाको छेउमा भएको तनाक शहरमा लडे।

20 स्वर्ग बाट ताराहरू तिनीहरूका निम्ति लडे,
आकाशबाट ताराहरू सीसाराको विरुद्ध लडे।

21 कीशोन नदी-त्यो प्राचीन नदीले
सीसाराका मानिसहरूलाई बगाएर लग्यो।

मेरो आत्मा, पराक्वम सहित अधिबढ!

22 घोडका टापहरूले भूँडै ठोके।
सीसाराका शक्तिशाली घोड झन-झन दौडे।

23 “परमप्रभुका स्वर्गदलले भन्नुभयो,
‘मेरोज शहरलाई श्राप देऊ,
यसका मानिसहरूलाई श्राप देऊ।

परमप्रभुलाई सघाउन तिनीहरू
सेनासित आएनन्।’

24 याएल केनी हेबेरकी पत्नी थिइन्।
तिनी सबै स्त्रीहरूभन्दा अधिक धन्य हुनेछिन्।

- 25 सीसराले पानी मागे,
याएलले उसलाई दूध दिइन्।
शासकलाई कचौरामा तिनले
राम्रो धिऊ ल्याइदिइन्।
- 26 तब याएल बाहिर गइन्। अनि पालको कीला लिइन्।
तिनको दाहिने हातले एउटा मार्तोल लिइन्, जो एकजना मजदूरले उपयोग गर्छ।
त्यसपछि तिनले त्यो मार्तोल सीसरा माथि चलाइन्! तिनले उसको शिरमा हिराईन
अनि उसको कन्चटमा बारपार प्वाल पारिदिइन्।
- 27 उनी याएलका पाउ माझ घोप्टो परे
उनको मृत्यु भयो।
अनि उनी त्यही लडे।
जहाँ सीसरा घोप्टो परे,
त्यही त्यसको मृत्यु भयो।
अनि तिनी मृत्यु लोगमा पुगे।
- 28 “हेर, त्यहाँ सीसराकी आमा छिन्
झ्याल देखि बाहिर पर्दाबाट हेरिरहेकी छिन्,
अनि विलाप गर्दै छिन्।
‘सीसराको रथ किन यति ढीलो भयो?
उसको रथको आवाज म किन सुन्दिन?’
- 29 “तिनकी सबै भन्दा ज्ञानी सेविकाले तिनलाई उत्तर दिइन्
साँच्चै, सेविकाले तिनलाई उत्तर दिइन्।
- 30 ‘म निश्चित छु, तिनीहरूले युद्धमा विजय प्राप्त गरे,
अनि अहिले तिनीहरू, तिनीहरूले पराजित गरेका मानिसहरूका चीजहरू लिदिछन्। तिनीहरू ती चीजहरू तिनीहरू स्वयंमा बाँड्दैछन्।
प्रत्येक सैनिकहरू एक अथवा दुइ जना युवतीहरू लिदिछन्।
हुनसक्छ, सीसराले एक टक्का रंगीन वस्त्र भेट्टाए।
त्यो यही हो! सीसराले एक टक्का बेल-बुडादार वस्त्र।
हुन सक्छ दुइ टक्का विजेता सीसराले लाउनका निम्ति भेट्टाए।’
- 31 “हे परमप्रभु, तपाईंका समस्त शत्रुहरूको यसरी नै मृत्यु होस्!
अनि समस्त मानिसहरू जो तपाईं प्रति प्रेम गर्छन्, झल्कंदो सूर्य जस्तै शक्तिशाली बनुन्!”
यसरी त्यो भूमिमा 40 वर्षसम्म शान्ति रह्यो।

6

मिघानीहरू इस्राएलसित युद्ध गर्छन्

- 1 फेरि इस्राएलीहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसकारण सात वर्षसम्म परमप्रभुले मिघानका मानिसहरूलाई इस्राएलका मानिसहरूमाथि पराजित पार्न दिनु भयो।
- 2 मिघानका मानिसहरू अत्यन्त शक्तिशाली अनि इस्राएलका मानिसहरू प्रति निष्ठुर थिए। यसर्थ इस्राएलका मानिसहरूले पर्वतहरूमा अनेक लुक्ने ठाउँहरू निर्माण गरेका थिए। तिनीहरूले आफ्ना भोजनहरू गुफाहरू अनि भेट्नु गाह्रो पर्ने स्थानहरूमा लुकाए।
- 3 तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिघानी अनि अमालेकी मानिसहरू आए। तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे।
- 4 ती मानिसहरूले त्यो भूमिमा छाउनी थापेर बस्थे अनि इस्राएलका मानिसहरूले रोपेका बालीहरू नष्ट गरिदिन्थे। ती मानिसहरूले इस्राएलका मानिसहरूको गाजा शहर रजिकसम्मका भूमिको फसल नष्ट गरिदिए। ती मानिसहरूले इस्राएलका मानिसहरूलाई खानका निम्ति केही पनि छाडेनन्। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति कुनै भेड, वा गाइ-बस्तु वा गधाहरू पनि छाडेनन्।
- 5 मिघानका मानिसहरूमाथि आए अनि त्यस भूमिमा छाउनी थापेर बसे। तिनीहरूले आफ्ना परिवारहरू अनि आफ्ना पशु प्राणीहरू ल्याए। तिनीहरू सलहको हुल झै धेरै थिए। ती मानिसहरू अनि ऊँटहरू यति धेरै थिए कि तिनीहरूको गन्ती गर्न सम्भव थिएन। यी सबै मानिसहरू त्यस भूमिमा आए अनि त्यसलाई ध्वंश परे।
- 6 इस्राएलका मानिसहरू मिघानका मानिसहरूको कारणले अत्यन्त गरीब भए। यसर्थ इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभु समक्ष विलाप गरे।
- 7 मिघानका मानिसहरूले ती सबै दुष्कर्महरू गरे। यसर्थ इस्राएलका मानिसहरू सहायताका निम्ति परमप्रभुसित विलाप गर्नलागे।
- 8 यसर्थ परमप्रभुले तिनीहरू कहाँ एक अगमवक्तालाई पठाउनु भयो। अगमवक्ताले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु, इस्राएलका परमेस्वरले जे भन्नुहुन्छ त्यो यो हो: ‘तिमीहरू मिश्रदेशमा दास थियो। मैले तिमीहरूलाई मुक्त गरे अनि तिमीहरूलाई त्यस भूमिबाट बाहिर ल्याएँ।’
- 9 मैले तिमीहरूलाई मिश्रदेशका शक्तिशाली मानिसहरूबाट बचाएँ। त्यसपछि कनान देशका मानिसहरूले तिमीहरूलाई घात पुर्याए। यसर्थ मैले फेरि तिमीहरूलाई बचाएँ। मैले ती मानिसहरूलाई तिनीहरूका भूमि छोडन लगाएँ। अनि तिनीहरूको भूमि तिमीहरूलाई दिएँ।’
- 10 तब मैले तिमीहरूलाई भने, ‘म परमप्रभु तिमीहरूका परमेस्वर हुँ। तिमीहरू एमोरी मानिसहरूको भूमिमा बस्नुहुँ, तिमीहरूले तिनीहरूका झट्टा देवताहरू पूजन हुँदैन थियो।’ तर तिमीहरूले मेरो कुरा पालन गरेनौं।”

परमप्रभुका स्वर्गदूत गिदोन भ्रमण गर्छन्

11-12 त्यस समयमा परमप्रभुका स्वर्गदूत गिदोन नाउँको मानिसकहाँ आए। परमप्रभुका स्वर्गदूत आए र ओप्रा नामक स्थानमा भएको फलौटको रखमुनि बसे। त्यो फलौटको रख योआश नाउँको मानिसको थियो। योआश अबीएजर परिवारका थिए। यिनी गिदोनका बूबा थिए। मिघानीहरूबाट लुकाउनलाई गिदोन दाखरस निकाल्ने ढिकीमा केही गर्नु कुटिएहेका थिए। परमप्रभुका स्वर्गदूत गिदोन समक्ष प्रकट भए अनि तिनलाई भने, “महान सैनिक! परमप्रभु तिम्रो साथ रहनु।”

13 तब गिदोनले भने, “म शपथ खान्छु हजर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धैरै कष्ट पाइरहेका छौं? हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्ति आश्रय जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाड्नुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिघानी मानिसहरूलाई दिनुभयो।”

14 परमप्रभु गिदोनतर्फ फर्किनु भयो अनि भन्नुभयो, “तेरो शक्ति प्रयोग गर। जा मिघानी मानिसहरूबाट इझाएलका मानिसहरूलाई बँचा। म तँलाई तिनीहरूलाई बचाउन पठाइरहेछु।”

15 तर गिदोनले उत्तर दिए र भने, “मलाई क्षमा गर्नुहोस महाशय। म कसरी इझाएलीलाई बचाउँन सक्छु र? मनशको कुल समूहमा मेरो गोत्र सबै भन्दा कमजोर छ। अनि म मेरो परिवारको सबै भन्दा कान्छो हूँ।”

16 परमप्रभुले गिदोनलाई उत्तर दिनुभयो र भन्नुभयो, “म तँसित छु। यसर्थ तैले मिघानका मानिसहरूलाई पराजित गर्न सक्नेछस्। यो यस्तो हुनेछ कि तँ एक व्यक्तिसित मात्र युद्ध गरिरहेछस्।”

17 तब गिदोनले परमप्रभुलाई भने, “यदि तपाईं मसित खुशी हुनुभयो भने तपाईं सौँचै नै परमप्रभु हुनुहुन्छ भनी मलाई प्रमाण दिनु होस।

18 कृपया यो प्रतिक्षा गर्नुहोस। म तपाईं कहाँ फर्की नआएसम्म तपाईं नजानुहोस। मलाई मेरो भेटी ल्याउन अनि तपाईंको समक्ष त्यसलाई राख् दिनुहोस।”

अनि परमप्रभुले भन्नुभयो, “तँ फर्केर नआएसम्म म पखीरहने छु।”

19 यसर्थ गिदोन भित्र गए अनि एउटा सानो पाटो उम्लेको पानीमा पकाए। गिदोनले लगभग एक एफा* जस्तो पीठो लिएर अखमिरे रोटी बनाए। त्यसपछि गिदोनले एउटा ढाकीमा मासु हाले अनि मासु उमालेको पानी एउटा भाँडमा हाले। गिदोनले मासु, उमालेको मासुको झोल अनि अखमिरे बिनाको रोटी पकाएर बाहिर ल्याए। गिदोनले त्यो भोजन फलौटको रखमुनि परमप्रभुको दूतलाई दिए।

20 परमेश्वरका दूतले गिदोनलाई भने, “त्यो मासु अनि अखमिरे रोटी त्यो चटान माथि राख्। त्यसपछि पानी खन्या।” गिदोनले उसलाई स्वर्गदूतले भने जस्तै गरे।

21 परमप्रभुको दूतसित हातमा एउटा हिडदा टेबले लट्टी थियो। परमप्रभुका दूतले त्यो लट्टीको टुपोले मासु अनि रोटीलाई छोए। तब चटानबाट आगो उत्पन्न भयो। मासु अनि रोटी पूर्ण रूपले भस्म भयो। तब परमप्रभुको दूत अदृश्य भए।

22 तब गिदोनले बुझे कि तिनी परमप्रभुको दूतसित कुरा गरिरहेका थिए। यसर्थ गिदोन चिच्याए, “सर्वशक्तिमान परमप्रभु! मैले परमप्रभुका दूतलाई आमने-सामने देखेँ!”

23 तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “शान्त होऊ! भयभीत नहोऊ। तिमी मर्ने छैनौ!”

24 यसर्थ गिदोनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदोनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ राखे।” त्यो वेदी अझ सम्म ओप्रा शहरमा छँदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्।

गिदोनले बालको वेदी ढालि दिन्छन्

25 त्यही राती परमप्रभुले गिदोनसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “तेरो बाबुले पालेको सात वर्ष पुरोको जवान सँढे ले। तेरा बाबुको झट्टो देवता बालको एउटा वेदीमा छ। त्यो वेदीको छेउमा एउटा काठको खम्बा पनि छ। त्यो खम्बा झट्टा देवी अशेरको सम्मानमा बनाएको छ। त्यो बाल-वेदी ढाल्न सँढेको प्रयोग गर अनि अशेरका खम्बा काटिदे।

26 त्यसपछि परमप्रभु तेरो परमेश्वरको निम्ति ठीक प्रकारको वेदी निर्माण गर। त्यो वेदी यो उच्च भूमिमा निर्माण गर। त्यसपछि त्यो वेदीमा त्यो जवान सँढेलाई मारेर होमबलि दे। तिमीहरूको भेटी जलाउनलाई अशेरको खम्बाको काठ प्रयोग गर।”

27 यसर्थ गिदोनले आफ्ना दशजना सेवकहरू लगे अनि परमप्रभुले तिनलाई जे गर्नु भन्नु भएको थियो त्यही गरे। तर गिदोन तिनका परिवार अनि शहरका मानिसहरूले आफूले के गर्दै छु भनी देख्छन् भनी भयभीत भएका थिए। गिदोनले त्यही गरे जो तिनलाई गर्नुभनी परमप्रभुले भन्नु भएको थियो। तर तिनले त्यो काम दिउँसो होइन राती गरे।

28 शहरका मानिसहरू भोलिपल्ट बिहान उठे। अनि तिनीहरूले बालको वेदी नष्ट पारिएको देखे। तिनीहरूले अशेरका खम्बा पनि काटिएका देखे। त्यो अशेरको खम्बा बालको वेदीको छेउमै थियो। ती मानिसहरूले वेदी पनि देखे जो मिदोनले निर्माण गरेको थियो। अनि तिनीहरूले त्यो सँढे देखे जसलाई वेदीमा बलिदानहरू चढाइएको थियो।

29 शहरका मानिसहरूले एक अर्कालाई हेरे अनि सोधे, “हाम्रो वेदीलाई कसले ढाली दियो? कसले हाम्रो अशेरको खम्बा काटिदियो? कसले यो सँढेलाई यो नयाँ वेदीमा बलिदान चढायो?” तिनीहरूले अनेक प्रश्नहरू सोधे अनि ती कुराहरू कसले गरे भनी जान्ने कोशिश गरे।

कसैले तिनीहरूलाई भने, “योआशका छोरा गिदोनले यसो गरे।”

30 यसर्थ शहरका मानिसहरू योआश कहाँ आए। तिनीहरूले योआशलाई भने, “तिमीले तिम्रो छोरालाई बाहिर ल्याउनुपर्छ। बालको वेदी उसले ढाल्यो। अनि उसले वेदीको छेउमा भएको अशेर देवीको खम्बा पनि काटिदियो। यसर्थ तिम्रो छोरा मर्ने पछि।”

31 तब योआशले त्यो भीडलाई भन्यो जो तिनका वरिपरि उभिएका थिए। योआशले भने, “के तिमीहरू बाल देवताको पक्ष लिँदैछौ? के तिमीहरू बालको उद्धार गर्न खोज्दै छौ? यदि कसैले बालको पक्ष लिन्छ भने उसलाई बिहान हुँदा मारिनु पर्छ। यदि बाल वास्तवमा देवता भएको भए उसले आफ्नो सुरक्षा आफै गर्नु पर्ने।”

32 योआशले भने, “यदि गिदोनले बालको वेदी ढाल्यो भने बाललाई नै उसित बहस गर्न देऊ।” यसर्थ त्यसदिन योआशले गिदोनलाई नयाँ नाउँ दिए। तिनले उसलाई यरूबाल भने।

गिदोनले मिघानका मानिसहरूलाई पराजित गर्छन्

33 मिघानी, अमालेकी अनि अन्य मानिसहरू इझाएलका मानिसहरूको विरुद्ध लड्न एक साथ मिले। ती मानिसहरू यर्दन नदी पारि गए अनि यिजरेलको बेसीमा छाउनी हालेर बसे।

34 परमप्रभुको आत्मा गिदोन माथि आउनुभयो; अनि तिनलाई महान शक्ति प्रदान गर्नुभयो। गिदोनले अबीएजरका परिवारलाई आफ्नो अनुसरण गर्नका निम्ति बोलाउनलाई तुरही फुके।

* 6:19: एक एफा अर्थात “बीस पाउण्ड।”

35 गिदोनले मनशेका कुल समूहका समस्त मानिसहरू कहाँ दूतहरू पठाए। ती दूतहरूले मनशेका मानिसहरूलाई आफ्ना हतियारहरू लिन अनि युद्धका निम्ति तयार हुन भने। गिदोनले आशेर, जबलून अनि नमालीका कुल समूह कहाँ पनि दूतहरू पठाए। ती दूतहरूले त्यही सन्देश लगे। यसर्थ ती कुल समूहहरू पनि गिदोन अनि तिनका मानिसहरूलाई भेट्न गए।

36 तब गिदोनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभयो कि तपाईंले मलाई इस्त्राएलका मानिसहरूलाई बचाउनु सहायता गर्नु हुनेछ। मलाई प्रमाण दिनु होस।

37 म भेडको ऊन ढीकीमा † राख्छु। यदि भेडको ऊनमा मात्र शीत परेर सबै भइँहरू सुक्छा रहेको भए म बुझ्ने छु कि तपाईंले भन्नु भए जस्तै इस्त्राएलका मानिसहरूलाई बचाउनुका निम्ति तपाईंले मेरो प्रयोग गर्नु हुनेछ।”

38 अनि ठीक त्यस्तै भै भयो। गिदोन भोलिपल्ट विहानै उठे अनि भेडको ऊन निचोरे। तिनले भेडको ऊनबाट एक कचौरा भरि पानी निकाले।

39 जब गिदोनले परमेश्वरलाई भने, “म प्रति क्वोधित नहुनुहोस। मलाई अझ एउटा कुरा सोध्न दिनुहोस। यो भेडको ऊनद्वारा तपाईंलाई अझ एक पल्ट जाँचगर्न मलाई दिनुहोस। यसपल्ट वरिपरिको भूमि शीतले भिज्दा यो भेडको ऊन सुक्छा रहेको भए।”

40 त्यो रात परमेश्वरले त्यही कुरा गर्नुभयो। ठीकै भेडाको ऊन सुक्छा थियो। तर त्यस वरिपरिको भूमि शीतले भिजेको थियो।

7

1 विहानै यस्बाल (गिदोन) अनि तिनका सबै मानिसहरूले एन-हरोदको मृतमा आफ्ना छाउनी थापे। मिधानका मानिसहरू मोरेह नाउँ गरेको पहाडको फेदको बेसीमा छाउनी हालेर बसेका थिए। यो गिदोन अनि तिनका मानिसहरू बसेका ठाउँ देखि उत्तरमा थियो।

2 तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “म मिधानका मानिसहरूलाई पराजित गर्न तिमीहरूलाई सहायता दिँदछु। तर तँसित त्यो कामका निम्ति अनेक धेरै मानिसहरू छन्। म इस्त्राएलका मानिसहरूले मलाई बिसेर तिनीहरूले तिनीहरू स्वयंलाई आफ्नै शक्तिले बँचाएको भनी शेर्वा गरेको चाहँदैन।

3 यसर्थ अब, एउटा सूचना दे। तिनीहरूलाई भन, ‘जो कुनै पनि भयभीत छ त्यो गलेद पर्वत छोडेर जान सक्छ। त्यो मानिस घर फर्की जान सक्छ।’”

त्यस समयमा 22,000 मानिसहरूले गिदोनलाई छाडे अनि घर फर्के तर 10,000 मानिसहरू बाँकी रहे।

4 तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “त्यहाँ अझ धेरै मानिसहरू छन्। ती मानिसहरूलाई तल पानीमा लैजा, अनि तेरो निम्ति म त्यहाँ तिनीहरूको जाँच गर्नेछु। यदि मैले, ‘यो मानिस तँसित जानेछ,’ भने मात्र त्यो जानेछ। यदि मैले, ‘त्यो तँसित जाने छैन’ भने भनी त्यो जाने छैन।”

5 यसर्थ गिदोनले मानिसहरूलाई तल पानीमा लगे। पानीमा परमप्रभुले गिदोनलाई भन्नुभयो, “मानिसहरूलाई यसरी छुट्याऊ: मानिसहरू जसले कुकुरले जस्तै जिब्रो प्रयोग गरेर पानी पिउँछन् तिनीहरू एक समूहमा हुनेछन्। अनि ती मानिसहरू जो पानी पिउनका निम्ति घोटिन्छन् अर्को समूहमा हुनेछन्।”

6 तिनीहरूको हात प्रयोग नगरी चाटेर पानी पिउने मानिसहरूको संख्या 300 थियो अन्य सबै मानिसहरूले तल निहारिएर पानी पिए।

7 परमप्रभुले गिदोनलाई भन्नुभयो, “म ती 300 मानिसहरूलाई प्रयोग गर्ने छु, जसले कुकुरले जस्तै चाटेर पानी पिए। म तँलाई बचाउनुका निम्ति ती मानिसहरूको प्रयोग गर्ने छु अनि म तँलाई मिधानका मानिसहरूलाई पराजित गर्न दिनेछु। ती अन्य मानिसहरूलाई आफ्ना घरतर्फ जान देऊ।”

8 यसर्थ गिदोनले इस्त्राएलका अन्य मानिसहरूलाई घर पठाइदिए। गिदोनले आफूसित 300 मानिसहरू राखे। ती 300 मानिसहरूले घर गएका अन्य मानिसहरूका आपूर्तिहरू अनि तुरहीहरू आफूसित राखे।

मिधानका मानिसहरू गिदोनको छाउनी मुनिको बेसीमा छाउनी हालेर बसेका थिए।

9 राती परमप्रभुले गिदोनसित कुरा गर्नु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “उठ, म तँलाई मिधानी सेनालाई पराजित गर्न दिनेछु। तल तिनीहरूको छाउनीमा जा।

10 यदि एकलै जान तँलाई डर लाग्छ भने, पूरा तेरो सेवकलाई तेरो साथ लैजा।

11 मिधानका मानिसहरूको छाउनीमा जा। ती मानिसहरू के भनिरहेछन् सुन। त्यसपछि तिनीहरू माथि आक्रमण गर्न तँलाई डर लाग्ने छैन।”

यसर्थ गिदोन अनि पूरा, तिनको सेवक तल शत्रुको छाउनीको छेउमा गए।

12 मिधानका मानिसहरू, अमालेकका मानिसहरू, अनि पूर्वका सबै अन्य मानिसहरू त्यस बेसीमा छाउनी आएर बसेका थिए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू सलहका हल झैं देखिन्थे। ती मानिसहरू समुद्रको किनारमा बालुवाको कण जस्तै धेरै तिनीहरूसंग ऊँटहरू पनि थिए।

13 गिदोन शत्रुको छाउनीमा आए अनि एकजना मानिसले कुरा गरेको तिनले सुने। त्यो मानिसले उसको साथीलाई उसले देखेको सपनाको कुरा भन्दै थियो। त्यो मानिसले भन्दै थियो, “एउटा जौका रोटी मिधानका मानिसहरूको छाउनीमा पल्टिँदै आएको मैले सपनामा देखें। त्यो रोटी यति जोडले ठोक्कियो कि पाल नै पल्टियो अनि समतल भयो।”

14 त्यो मानिसको साथीले सपनाको अर्थ जान्यो। उसले भन्यो, “तिम्रो सपनाको एउटै मात्र अर्थ हुनसक्छ। तिम्रो सपना इस्त्राएलको त्यस मानिसको बारेमा हो। यो सपना योआशाका छोरा गिदोनको बारेमा हो। यसको मतलब यो हो कि परमेश्वरले गिदोनलाई मिधानका सम्पूर्ण सेनालाई पराजित गर्न सहायता गर्नु हुनेछ।”

15 सपनाको बारेमा त्यस मानिसले कुरा गरेको अनि त्यसको मतलब के हो त्यो सुनेपछि, गिदोनले परमेश्वर प्रति शिर झुकाए। त्यसपछि गिदोन इस्त्राएलका मानिसहरूको छाउनीमा फर्के। गिदोनले मानिसहरूलाई भने, “उठ! परमप्रभुले मिधानका मानिसहरू पराजित गर्न हामीलाई सहायता प्रदान गर्नु हुनेछ।”

16 तब गिदोनले ती 300 मानिसहरूलाई तीन समूहमा विभाजन गरे। गिदोनले प्रत्येक व्यक्तिलाई एक एक वटा तुरही र रित्तो भाँडे दिए। प्रत्येक भाँड भित्र जल्दै गरेको राँको थियो।

17 तब गिदोनले मानिसहरूलाई भने, “मलाई हेर अनि म जसो गर्छु त्यसै गर। शत्रुको छाउनीको किनार तर्फ मेरो अनुसरण गर। जब म छाउनीको किनारमा पुग्छु, म जसो गर्छु ठीक त्यस्तै गर।

18 तिनका मानिसहरूले शत्रुको छाउनीमा घेरा हाले। म अनि मेरो साथका समस्त मानिसहरूले आफ्ना तुरही बजाउने छौं। जब हामी हाम्रा तुरही बजाउँछौं, तिमीहरूले पनि आ-आफ्ना तुरही बजाऊ। त्यसपछि यी शब्दहरूमा कराऊ: ‘परमप्रभु अनि गिदोनका निम्ति!’”

19 यसरी गिदोनसँग 100 मानिसहरू शत्रुको छाउनीको किनार तिर गए। शत्रुले रक्षक बद्रिल गरेकै पछि तिनीहरू त्यहाँ आए। यो रातको मध्य अवधि थियो। गिदोन अनि तिनका मानिसहरूले तुरही बजाए अनि भाँडे फुटाए।

20 मानिसहरूले आफ्ना देब्रेहातमा राँको लिएर अनि दाहिने हातमा तुरही लिएका थिए। ती मानिसहरूले तुरही बजाएको बेला तिनीहरू कराए, “परमप्रभुको निम्ति एक तरवार अनि गिदोनको निम्ति एक तरवार।”

21 गिदोनका मानिसहरू जहाँ तिनीहरू थिए त्यही छाउनीको वरिपरि बसे, तर छाउनी भित्र मिधानका मानिसहरू कराउँदै भाग्न शुरू गरे।

† 6:37: ढीकी “धान कुट्ने काठद्वारा बनाइएको सभन।”

22 जब गिदोनका 300 मानिसहरूले आफ्ना तुरही बजाए परमप्रभुले मिधानका मानिसहरूलाई तिनीहरूका तरवारद्वारा एक-अर्कालाई मारन लाउनुभयो। शत्रुका सेना बेतशिता शहरतिर भागे, जो सेरा शहर तर्फ थिए। ती मानिसहरू हाबिल-महोला शहरको सीमानासम्म भागे जो तबबाट शहरको नजिकमा थियो।

23 तब नमाली, आशेर अनि मनशेका सबै कुल समूहका सैनिकहरूले मिधानका मानिसहरूलाई खेदे।

24 गिदोनले एप्रैमका समस्त पहाडी देश भरि समाचार लिएर दूतहरू पठाए। दूतहरूले भने, “तल झर अनि मिधानका मानिसहरूलाई आक्चमण गर। बेतबर अनि यर्दन नदीलाई अधिकारमा लेऊ। मिधानका मानिसहरू त्यहाँ पुन अधिबाड नै यसो गरिहाल।”

यसर्थ तिनीहरूले एप्रैम कुल समूहका सबै मानिसहरूलाई बोलाए। बेतबरसम्म यर्दन नदी तिनीहरूले अधिकार गरे।

25 एप्रैमका मानिसहरूले दुइजना मिधानी अगुवाहरूलाई पकडे। यी दुइ अगुवाहरूका नाउँ ओरेब अनि जेब थियो। ओरेबलाई एप्रैमका मानिसहरूले ओरेबको चट्टान नामक स्थानमा हत्या गरे। जएबलाई तिनीहरूले जएबको दाखको कोल नाउँको स्थानमा हत्या गरे। एप्रैमका मानिसहरूले मिधानका मानिसहरूलाई खेदे। तर तिनीहरूले पहिला ओरेब अनि जएबको शिरकाटे अनि ती शिरहरू गिदोन कहाँ लगे। गिदोन त्यस स्थानमा थिए जहाँ मानिसहरू यर्दन नदीपारी तथै।

8

1 एप्रैमका मानिसहरू गिदोनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदोनलाई भेट्टाए तिनीहरूले गिदोनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिधानका मानिसहरूको विरुद्ध युद्ध गर्न गयौ?”

2 तर गिदोनले एप्रैमका मानिसहरूलाई उत्तर दिए, “म कसरी तिमीहरूले गरेको भन्दा अझ राम्रो गर्न सक्छु? के एप्रैमको शिला गरेको दाख मेरो परिवार अबीएजेरको दाखकटनी भन्दा असल छैन र?”

3 जस्तै प्रकारले अहिले तिमीहरूले राम्रो फसल पाएका छौ। परमेस्वरले तिमीहरूलाई मिधानका अगुवाहरू ओरेब अनि जेबलाई कब्जामा ल्याउन दिनुभयो। तिमीहरूले जे गयौ त्यो सँग म कसरी मेरो सफलता दोज्न सक्छु र?” जब एप्रैमका मानिसहरूले गिदोनको उत्तर सुने, तिनीहरू पहिला भए जस्तै क्रोधित भएनन्।

गिदोनले मिधानका दुइ राजाहरूलाई कब्जा गर्छन्।

4 जब गिदोन अनि तिनका 300 मानिसहरू यर्दन नदीमा आए, अनि अर्कोतर्फ पार गरे। तर तिनीहरू थकित अनि भोकाएका थिए।

5 गिदोनले सुक्कोतका मानिसहरूसित भने, “मेरा सैनिकहरूलाई केही खाना देऊ। मेरा यी सैनिकहरू अत्यन्त थकित छन्। हामीहरू अझ जेबह अनि सल्मुन्ना, मिधानका राजाहरूलाई खेदिरहेका छौ।”

6 तर सुक्कोत शहरका अधिकारीहरूले गिदोनलाई भने, “तिम्रो सैनिकहरूलाई हामीले केही खाने कुरा किन दिनु? तिमीहरूले जेबह अनि सल्मुन्नालाई पक्रेका छैनौ।”

7 तब गिदोनले भने, “तिमीहरूले हामीलाई खानेकुरा दिदिनौ। परमप्रभुले मलाई जेबह अनि सल्मुन्नालाई कब्जा गर्न दिनु हुनेछ। त्यसपछि म यहाँ फर्कि आउँछु। म मरुभूमिको काँडा अनि काँडादार पोथ्राले तिमीहरूको छाला उतार्नेछु।”

8 गिदोन सुक्कोत शहर छोडेर पनएल शहर तिर गए। गिदोनले पनएलका मानिसहरूलाई भोजन मागे, जसरी उसले सुक्कोतका मानिसहरूसँग मागेका थिए। तर पनएलका मानिसहरूले गिदोनलाई सुक्कोतका मानिसहरूले जस्तै उत्तर दिए।

9 यसर्थ गिदोनले पनएलका मानिसहरूलाई भने, “मैले विजय प्राप्त गरे पछि, म यहाँ फर्कि आउनेछु अनि यो किल्लालाई ढालिदिनेछु।”

10 जेबह अनि सल्मुन्ना अनि तिनीहरूका सेनाहरू कर्कोर शहरमा थिए। तिनीहरूका सेनामा 15,000 सैनिकहरू थिए। यी सबै सेनाहरू पूर्वमा छोडीएका मानिसहरूका बाँकीरहेका सैनिकहरू थिए। त्यस सेनाका 1,20,000 सशस्त्र सैनिकहरू मारिएका थिए।

11 गिदोन अनि तिनका मानिसहरूले पाल बासीका पथ प्रयोग गरे। त्यो बाटो नोबह अनि योगबहा शहरको पूर्वतिर थियो। गिदोन कर्कोर शहरमा आए अनि शत्रु माथि आक्चमण गरे। शत्रुका सेनाले आक्चमण हुन्छ भन्ने ठानेका थिएनन्।

12 जेबह अनि सल्मुन्ना, मिधानका राजाहरू भागे। तर गिदोनले खेदे अनि ती राजाहरूलाई पक्रे। गिदोन अनि तिनका सेनाले शत्रुका सेनालाई पराजित गरे।

13 तब योआशको छोरा गिदोन युद्धबाट फर्के। गिदोन अनि तिनका मानिसहरू हेरिसको घाँटी भएर फर्किए।

14 गिदोनले सुक्कोत शहरमा एउटा जवान व्यक्तिलाई कब्जा गरे। गिदोनले त्यस जवान व्यक्तिसित केही प्रश्नहरू सोधे। त्यो जवान व्यक्तिले गिदोनका निम्ति केही नाउँहरू लेखिदिए। त्यो जवान व्यक्तिले सुक्कोत शहरका अगुवाहरू अनि बृद्ध-प्रधानहरूका नाउँहरू लेखिदिए। ती 77 जना मानिसका नाउँहरू दिए।

15 त्यसपछि गिदोन सुक्कोत शहरमा आए। तिनले त्यस शहरका मानिसहरूलाई भने, “जेबह अनि सल्मुन्ना यहाँछन्। तिमीहरूले, ‘तिम्रा थाकेका सैनिकहरूलाई किन हामीले खाना दिनु? तिमीले जेबह अनि सल्मुन्नालाई अझ पक्रेका छैनौ’ भनेर मेरो खिल्ली उडाएका थियो।”

16 गिदोनले सुक्कोत शहरका बृद्ध-प्रधानहरूलाई लगे अनि तिनीहरूलाई दण्ड दिन मरुभूमिका काँडा अनि काँडादार पोथ्राद्वारा पिटे।

17 गिदोनले पनएल शहरको किल्लापनि ढालिदिए। त्यसपछि तिनले त्यस शहरमा बस्ने मानिसहरूलाई मारिदिए।

18 तब गिदोनले जेबह अनि सल्मुन्नालाई भने, “तिमीहरूले केही मानिसहरूलाई तबोर पर्वतमा मार्यौ। ती मानिसहरू को जस्ता थिए?”

जेबह अनि सल्मुन्नाले जवाफ दिए, “ती मानिसहरू तिमी जस्तै थिए। तिनीहरू प्रत्येक राजकुमार जस्तै देखिन्थे।”

19 गिदोनले भने, “ती मानिसहरू मेरो दान्य-भाईहरू थिए। मेरी आमाका छोराहरू। परमप्रभुको शपथ लिएर भन्छु, यदि तिमीहरूले तिनीहरूलाई नमारेको भए त म तिमीहरूलाई अहिले मारै थिइन।”

20 त्यसपछि गिदोन येतेरतिर फर्किए। येतेर गिदोनका जेठा छोरा थिए। गिदोनले उसलाई भने, “उतेर यी राजाहरूलाई मारिदेऊ।” तर येतेर केवल एक सानो केटो थियो अनि भयभीत थिए। यसर्थ उसले आफ्नो तरवार निकालेन।

21 तब जेबह अनि सल्मुन्नाले गिदोनलाई भने, “अधि आऊ अनि तिमी स्वयं हामीलाई मार। तिमी एक मानिस हौ अनि यो काम गर्न बलियो छौ।” यसर्थ गिदोन उठे जेबह र सल्मुन्नालाई मारिदिए। त्यसपछि गिदोनले जून जस्तो आकृतिको सजावट तिनीहरूका ऊँटका गलाबाट निकालिदिए।

गिदोन एपोद बनाउछन्

22 झ्मालका मानिसहरूले गिदोनलाई भने, “तिमीले हामीलाई मिधानका मानिसहरूबाट बँचायो। यसर्थ अब हामीमाथि शासन गर। हामी तिमीले, तिम्रा छोराले अनि तिम्रा नातीले हामी माथि शासन गरेको चाहन्छौ।”

23 तर गिदोनले झ्मालका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका शासक हुनुहुनेछ। म तिमीहरूमाथि शासन गर्ने छैन। अनि मेरा छोराएले तिमीहरूमाथि शासन गर्ने छैनन्।”

24 इस्राएलका मानिसहरूले पराजित गरेका केही मानिसहरू इश्राएलीहरू थिए। अनि इश्राएली मानिसहरू सुनका कुण्डल लाउँथे। यसर्थ गिदोनले इश्राएलका मानिसहरूलाई भने, “तिमीहरूले मेरो निम्ति यो एउटा काम गरेको चाहन्छु। तिमीहरू प्रत्येकले मलाई तिमीहरूले युद्धैदा लगेका सुनका कुण्डल एक एकवटा दिएको म चाहन्छु।”

25 यसर्थ इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमी जे चाहन्छौ हामीहरू तिमीलाई दिन खुशी छौ” यसर्थ तिनीहरूले एउटा लुगा भईमा ओझ्याए। प्रत्येक मानिसले लुगामा एक-एकवटा कुण्डल हाले।

26 जब ती सुनको कुण्डलहरू एकत्रित गरिए तिनीहरूको लगभग ओजन 1,700 सेकेल* भयो। यसमा इस्राएलका मानिसहरूले गिदोनलाई प्रदान गरेका अन्यभेटहरू संलग्न थिएनन्। तिनीहरूले गिदोनलाई चन्द्रमा आकृतिका अनि आँसुका थोपा आकृतिका मणि-माणिक्य पनि प्रदान गरे। अनि तिनीहरूले बैजनी बग्गहरू तिनलाई दिए। ती चीजबीजहरू थिए जो मिधानका राजाहरूले पहिरेका थिए। तिनीहरूले तिनलाई मिधानी ऊँठहरूको सिक्वी पनि दिए।

27 गिदोनले त्यो सुन एउटा एपोद निर्माण गर्नमा उपयोग गरे। तिनले त्यो एपोदलाई ओप्रा नाउँको शहर-तिनको निवास शहरमा राखे। इस्राएलका समस्त मानिसहरूले त्यो एपोदलाई पूजा गरे। यस प्रकारले इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वसनीय रहेनन्-तिनीहरूले एपोद पूजे। एपोद एक पासो बन्यो जसले गिदोन अनि तिनका घरानालाई पापगर्न लगायो।

गिदोनको मृत्यु

28 मिधानका मानिसहरूलाई इस्राएलको शासनमा रहन वाध्य तुल्याइयो। मिधानका मानिसहरूले अझ कष्ट दिएनन्। अनि त्यस भूमिमा चालीस वर्ष सम्म शान्ति भयो जब सम्म गिदोन जीवित रहे।

29 त्यसपछि यरूबाल, योआशका छोरा आफ्नै घरमा गए बस्न लागे।

30 गिदोनका आफ्नै सतरी जना छोराहरू थिए। तिनका यदि धेरै छोराहरू भए किनभने तिनका धेरै पत्नीहरू थिए।

31 गिदोनकी एउटी रखौटी थिइन जो शकेम शहरमा बस्थिन्। रखौटीबाट तिनका एउटा पुत्र जन्मिए। तिनले त्यसको नाउँ अबीमेलक राखे।

32 यसरी योआशका छोरा गिदोनको पूरा बढेसकालमा मृत्यु भयो। गिदोनलाई तिनका बाबुको चिहान छेउमा गाडिदिए। त्यो चिहान ओप्रा शहरमा थियो। जहाँ अबीएजरका परिवार बस्दथे।

33 गिदोनको मृत्यु हुनासाथ इस्राएलका मानिसहरू फेरि परमेश्वर प्रति विश्वसनीय रहेनन्, तिनीहरूले बाल देवको अनुसरण गरे। तिनीहरूले बाल-बरीतलाई आफ्ना देवता बनाए।

34 इस्राएलका मानिसहरूले तिनीहरूका चारैतिर बसे तिनीहरूका सबै शत्रुहरूबाट परमप्रभुले बँचाउनु भयो। तापनि परमप्रभु आफ्ना परमेश्वरलाई सम्झनेनन्।

35 इस्राएलका मानिसहरू यरूबालका घराना प्रति आज्ञाकारी थिएनन् यद्यपि तिनीहरूका निम्ति धेरै राम्रो कुरा तिनले गरेका थिए।

9

अबीमेलक राजा हुन्छन्

1 अबीमेलक यरूबालका छोरा थिए। अबीमेलक शकेम शहरमा बसे तिनका मामाहरू कहॉ गए। तिनले आफ्ना मामाहरूलाई अनि आफ्नी आमाका समस्त घरानालाई भने,

2 “शकेम शहरका अगुवाहरूलाई यो प्रश्न सोधः ‘यरूबालका सतरी जना छोराहरूले तिमीहरू माथि शासन गरेको राम्रो कि केवल एक व्यक्तिले शासन गरेको राम्रो? याद राखोस्, म तपाईंहरूको आफन्त हूँ।”

3 अबीमेलकका मामाहरूले शकेमका अगुवाहरूसित कुरा गरे अनि अगुवाहरूलाई त्यो प्रश्न सोधे। शकेमका अगुवाहरूले अबीमेलकको अनुसरण गर्ने निर्णय गरे। अगुवाहरूले भने, “आखिर, तिनी हाम्रो भाइ हुन्।”

4 यसर्थ शकेमका ती अगुवाहरूले अबीमेलकलाई सतरी चाँदीका सिक्का दिए। त्यो चाँदी बालबरीत देवताको मन्दिरको थियो। अबीमेलकले त्यो चाँदी केही मानिसहरू ज्यालामा ल्याउनमा उपयोग गरे। यी मानिसहरू बेकामका, व्यापारी थिए। तिनीहरूले अबीमेलकलाई जहाँ गए ता पनि पछ्याउँथे।

5 अबीमेलक ओप्रामा उसको बाबुको घरमा गए। अबीमेलकले आफ्ना पिता यरूबालका सतरी जना छोराहरूलाई एउटा ढुङ्गामा मारे। तर यरूबालका कान्छा छोरा अबीमेलकदेखि लुके र भागे। त्यो कान्छा छोराको नाउँ योताम थियो।

6 तब शकेमका सबै अगुवाहरू अनि मिल्लो भवनका सदस्यहरू एक साथ भए। ती सबै मानिसहरू शकेमको खम्बाको विशाल वृक्षको छेउमा भेला भए अनि अबीमेलकलाई आफ्ना राजा बनाए।

योतामको कथा

7 योतामले सुने कि शकेम शहरका अगुवाहरूले अबीमेलकलाई राजा बनाए। जब तिनले यो कुरा सुने, तिनी गए अनि गिरिज्जीम पर्वतको टाकुरामा उभिए। योतामले कराए मानिसहरूलाई यो कथा सुनाए:

“शकेम शहरका प्रमुखहरू मेरो कुरा सुन। तब परमेश्वरलाई तिमीहरूको कुरा सुन्न देऊ।

8 “एकदिन रूखहरूले तिनीहरूमाथि शासन गर्नका निम्ति एउटा राजा चुन्ने निश्चय गरे। रूखहरूले भद्राक्षको रूखलाई भने, ‘तिमी हामी माथि राजा बन।’

9 “तर भद्राक्षको रूखले भन्यो, ‘मानिसहरू अनि देवताहरूले मेरो तेलका निम्ति मेरो स्तुति गर्छन्। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले तेल बनाउन छोड्नु?’

10 “तब रूखहरूले नेभाराको रूखलाई भने, ‘आऊ, अनि हाम्रो राजा बन।’

11 “तर नेभाराको रूखले उत्तर दियो, ‘के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले असल, मीठो फल बनाउँछ छोड्नु?’

12 “त्यसपछि रूखहरूले अङ्गुरको बोटलाई भने, ‘आऊ अनि हाम्रो राजा बन।’

13 “तर अङ्गुरको बोटले उत्तर दियो, ‘मेरो दाखरसले मानिस अनि राजाहरूलाई खुशी तुल्याउँछ। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले दाखरस उत्पादन गर्न छोड्नु?’

14 “आखिरमा सबै रूखहरूले काँढाको पोथ्रालाई भने, ‘आऊ अनि हाम्रो राजा बन।’

* 8:26: 1,700 शेकेल लगभग “43 पाउण्ड” वा “वीस किलोग्राम।”

15 “तर कौंढाको पोशाले रखहरूलाई भन्यो, ‘यदि तिमीहरू सौँचै नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने आज अनि मेरो छायाँमा आश्रय छोड। तर यदि तिमीहरू यसो गर्न चाहँदैनौ भने कौंढाहरूबाट आगो उत्पन्न हुनेदछ। त्यो आगोलाई लवानोनको देवदारुका रूखहरू समेतलाई जलाउने छ।’

16 “अब यदि तिमीहरू अबीमेलिकलाई राजा बनाउँन सही अनि ईमानदारी थियो भने। अनि यदि यसो गर्दा तिमीहरूले यरूबाल अनि उसको परिवारलाई जे उचित थियो त्यही व्यवहार गरेको ठहर्छ भने त्यो असल हो।

17 तर सोच मेरा पिताले तिमीहरूका निम्ति के गरेका छन्। मेरा पिताले तिमीहरूका निम्ति युद्ध गरे। तिनले तिमीहरूलाई मिधानका मानिसहरूबाट बचाउंदा आफ्नो जीवनलाई जोखिममा पारे।

18 तर अहिले तिमीहरू मेरा पिताको घराना विरुद्ध भयौ। मेरो पिताका सबै सत्तरी जना छोराहरू तिमीहरूले एउटै ढुङ्गामा मार्यौ। तिमीहरूले अबीमेलिकलाई शक्रेम शहरका राजा बनायौ। तिनी मेरो पिताका कम्पनीको एउटै छोरा हुन्। तर तिमीहरूले तिनलाई राजा बनायौ किनभने तिनी तिमीहरूका आफन्त हुन्।

19 यसकारण, यदि तिमीहरू यरूबाल अनि उसको घराना प्रति सही र ईमानदार भएको भए म आशा गर्छु कि आफ्ना राजाको रूपमा तिमीहरू अबीमेलिकसित सुधी हुन्छौ। अनि म आशा गर्छु कि तिनी तिमीहरूसित खुशी हुनेछन्।

20 तर शक्रेमका अगुवाहरू अनि बेथ मिल्लोका सदस्यहरू, यदि तिमीहरूले सही ढङ्गले काम नगरेको भए म यो आशा गर्छु कि अबीमेलिकले आगो निकालेर अनि तिमीहरूलाई नष्ट गर्नेछ। अनि म आशा गर्छु कि तिमीहरूले आगो निकाल्ने छौ अनि अबीमेलिकलाई ध्वंस गर्नेछौ।”

21 योतामले यी सबै भनिसके पछि तिनी भागे। तिनी भागेर बेर नाउँको शहरमा पुगे। योताम त्यही शहरमा बसे किनभने तिनी आफ्ना दाजु अबीमेलिकसित डराएका थिए।

अबीमेलिक शक्रेम विरुद्ध लडाँई गर्छन्

22 अबीमेलिकले इम्राएलका मानिसहरू माथि तीन वर्षसम्म शासन गरे।

23-24 अबीमेलिकले यरूबालका सत्तरी जना छोराहरूलाई मारे अनि तिनीहरू अबीमेलिकका आफ्नै भाइहरू थिए। शक्रेमका अगुवाहरूले यो नराम्रो काम गर्नमा तिनलाई सहयोग गरेका थिए। यसकारण यरूबालका सत्तरी जना छोराहरू मारेको बदला लिनलाई परमप्रभुले अबीमेलिक अनि शक्रेमको अगुवाहरूको विषयमा झगड उत्पन्न गराइ दिनुभयो।

25 शक्रेमका अगुवाहरूले अबीमेलिकलाई अपमान गरे। ती मानिसहरूले त्यो बाटो भएर यात्रा गर्नेहरूलाई आक्चमण गर्न अनि लुटनका निम्ति मानिसहरूलाई पहाडको टापूमा राखे। अबीमेलिकले ती आक्रमणहरूको बारेमा थाहा पाए।

26 गाल नाउं गरिएको एउटा मानिस, जो एबेदको छोरा हुन उसको भाइ-बन्धुहरूसँग शक्रेम शहरमा बसाँई परे। शक्रेमका अगुवाहरूले गाललाई भरोसा गर्न अनि उसलाई अनुसरण गर्ने निर्णय गरे।

27 एकदिन शक्रेमका मानिसहरू दाख टिप्न खेततिर गए। मानिसहरूले दाखरस तयार गर्नलाई अङ्कुरहरू निचारे। त्यसपछि तिनीहरूले आफ्ना देवताको मन्दिरोमा चाड मनाउन गए। मानिसहरूले खाए पिए अनि अबीमेलिकको बारेमा नराम्रा कुराहरू भने।

28 तब एबेदका छोरा गालले भने, “हामी शक्रेमका मानिसहरू हौं। हामीले किन अबीमेलिकको आज्ञा पालन गर्नु? तिनले आफूलाई को हो भन्ने ठान्छन्? अबीमेलिक यरूबालका एक छोरा हुन्, ठीक हो? अनि अबीमेलिकले जबललाई आफ्ना अधिकारी बनाए, सही हो? हामीले अबीमेलिकको आज्ञा पालन गर्नु हुँदैन। हामीले हाम्रै मानिसहरू हाम्रोका मानिसहरूको अनुसरण गर्नुपर्छ। (हमोर शक्रेमका पिता थिए।)

29 यदि तिमीहरूले मलाई यी मानिसहरूका सेनापति बनायो भने म अबीमेलिकलाई नष्ट गर्नेछु। म तिनलाई भन्नेछु, ‘तिम्रा सेनालाई तयार पार अनि युद्धमा आजु।’ ”

30 जबल शक्रेम शहरका राज्यपाल थिए। जबलले सुने जो एबेदका छोरा गालले भने अनि जबल अत्यन्त क्रोधित भए।

31 जबलले अरूमाह शहरमा अबीमेलिक कहाँ समाचार वाहकहरू पठाए। सन्देश यो हो:

“एबेदका छोरा गाल अनि उसका भाइहरू शक्रेम शहरमा आएका छन्। तिनीहरूले तिम्रा निम्ति कष्ट उब्जाउँदछन्। गालले सम्पूर्ण शहरलाई तिप्रो विरुद्ध फर्काइरहेछ।

32 यसर्थ अब तिमी अनि तिम्रा मानिसहरू आज राती आउनुपर्छ अनि शहर बाहिरको खेतमा लुक्नुपर्छ।

33 त्यसपछि जब बिहान सूर्योदय हुन्छ तब शहरमाथि आक्चमण गर्नुपर्छ। गाल अनि तिनका मानिसहरू तिमीसित लडनका निम्ति शहर बाहिर आउनेछन्। जब ती मानिसहरू लडनका निम्ति बाहिर आउँछन् तिनीहरूप्रति तिमी जे गर्न सक्छौ गर।”

34 यसर्थ अबीमेलिक अनि तिनका सबै सैनिकहरू राती उठे अनि शहर तिर गए। ती सैनिकहरू चार समूहमा छुट्टिए। तिनीहरू शक्रेम शहरको छेउमा लुके।

35 एबेदका छोरा गाल बाहिर गए अनि शक्रेम शहरको द्वारको प्रवेश स्थानमा उभिएका थिए। गाल त्यहाँ उभिरहेको बेला अबीमेलिक अनि उसका सैनिकहरू आफ्ना लुकेका ठाउँबाट निस्किए।

36 गालले सैनिकहरूलाई देखे। गालले जबललाई भने, “हेर, त्यहाँ मानिसहरू पर्वतबाट तलतिर आइरहेछन्।”

तर जबलले भने, “तिमीले मात्र पर्वतका छायाँ देखे छौ। ती छायाँहरू मानिसहरू जस्तै देखिन्छन्।”

37 तर गालले फेरि भने, “हेर, त्यहाँ केही मानिसहरू नावेलको भूमिबाट ओरालो आइरहेका छन्। अनि त्यहाँ कसैको शिर मैले तन्त्र-मन्त्र गर्ने रूखमा देखा।”

38 जबलले गाललाई भने, “तिमी अहिले किन धाक नलाएको? तिमी, ‘अबीमेलिक को हो? हामीले किन तिनको आज्ञा पालन गर्नु’ भन्यौ। तिमीले ती मानिसहरूको खिल्ली उडायौ। अब जाऊ, अनि तिनीहरूसित युद्ध गर।”

39 यसर्थ गाल शक्रेमका अगुवाहरू लिएर अबीमेलिकसित युद्ध गर्न गए।

40 अबीमेलिक अनि उसका मानिसहरूले गाल अनि तिनका मानिसहरूलाई खेदे। गालका मानिसहरू शक्रेम शहरको फाटक तर्फ फर्केर दगुरे। गालका धेरै मानिसहरू फाटक पुग्नु अघि नै मारिए।

41 तब अबीमेलिक अरूमाह शहर तिर फर्किए। जबलले गाल अनि उसका भाइहरूलाई शक्रेम शहर छोड्न वाध्य तुल्याए।

42 भोलिपल्ट शक्रेमका मानिसहरू खेततिर काम गर्न गए। अबीमेलिकले त्यस बारे थाहा पाए।

43 यसर्थ अबीमेलिकले आफ्ना मानिसहरूलाई तीन समूहमा छुट्टाए। तिनीले शक्रेमका मानिसहरूलाई अचानक आक्चमण गर्न चाहन्थे। यसर्थ तिनले आफ्ना मानिसहरूलाई खेतमा लुकाए। जब उरले मानिसहरूलाई शहर बाहिर निस्केको देखे तिनले उफ्रिएर तिनीहरू माथि आक्चमण गरे।

44 अबीमेलिक अनि उसका समूह शकेमको फाटक नजिकको स्थान तिर दारो। अन्य दुइ समूहहरू खेतमा भएका मानिसहरू तिर दारो अनि तिनीहरूलाई मारिदिए।

45 अबीमेलिक अनि तिनका मानिसहरूले त्यो दिनभरि शकेम शहरको विरुद्ध युद्ध गरे। अबीमेलिक अनि तिनका मानिसहरूले शकेम शहर कब्जा गरे अनि त्यस शहरका मानिसहरूलाई मारिदिए। त्यसपछि अबीमेलिकले त्यो शहरलाई भत्काए अनि त्यसको ध्वंशशोषमा नून छरिदिए।

46 त्यहाँ केही मानिसहरू थिए जो शकेमको किल्लामा बस्थे। जब त्यहाँका मानिसहरूले शकेममा भएको घटना सुने तिनीहरू एल बरीत देवताका मन्दिरको सुरक्षित कोठामा एकत्रित भए।

47 अबीमेलिकले शकेम किल्लामा सबै अगुवाहरू एक साथ भेला भएका छन् भन्ने कुरा सुने।

48 यसर्थ अबीमेलिक अनि तिनका मानिसहरू सल्मोन डौंडा सम्म गए। अबीमेलिकले एउटा बन्चरो लिए अनि केही होंगाहरू काटे। उसले ती होंगाहरू आफ्ना कौंधमा बोके। तब, अबीमेलिकले आफूसित भएका मानिसहरूलाई भने, “छिटो! मैले जे गरेकोछु त्यसै गर।”

49 यसर्थ ती सबै मानिसहरूले होंगाहरू काटे अनि अबीमेलिकको अनुसरण गरे। तिनीहरूले ती होंगाहरू एल बरीत देवताको मन्दिरको सुरक्षित कोठामा भित्तामा थुपारे। तब तिनीहरूले ती होंगामा आगो लगाए अनि कोठामा भएका मानिसहरूलाई जलाई दिए। यसरी शकेमको किल्ला नजिक बसे प्रायः 1,000 पुरुष अनि स्त्रीहरूको मृत्यु भयो।

अबीमेलिकको मृत्यु

50 त्यसपछि अबीमेलिक अनि उसका मानिसहरू तेबस शहर तिर गए। अबीमेलिक अनि उसका मानिसहरूले त्यो शहरलाई अधिकारमा लिए।

51 तर शहरभित्र एउटा सुदृढ किल्ला थियो। त्यस शहरका सबै अगुवाहरू, अन्य पुरुष अनि स्त्रीहरू त्यस किल्लालातिर दारो। जब मानिसहरू किल्ला भित्र थिए तिनीहरूले पछि बाट ढोकाबन्द गरिदिए। तब तिनीहरू किल्लाको छतमा चढे।

52 अबीमेलिक अनि उसका मानिसहरू अक्वमण गर्न किल्लामा आए। अबीमेलिक किल्लाको ढोका सम्म गए। तिनीले किल्लालाई जलाउन चाहन्थे।

53 तर, अब अबीमेलिक किल्लाको ढोकामा उभिएका थिए, छतमा भएकी एउटी स्त्रीले उसको शिरमाथि एउटा जाँतो झारिदिइन्। त्यो जाँतोले अबीमेलिकको टाउको किच्चाइदिइन्।

54 अबीमेलिकले तुरन्त आफ्ना हतियार बोक्ने सेवकलाई भने, “तेरो तरवार निकाल अनि मलाई मार। तैले मलाई मारेको म चाहन्छु किनकि, ‘अबीमेलिकलाई एउटी स्त्रीले मारिन् भनेर।’ ” मानिसहरूले भन्तान। यसर्थ त्यो सेवकले अबीमेलिकलाई आफ्नो तरवारले रोपिदियो, अनि अबीमेलिकको मृत्यु भयो।

55 इस्राएलका मानिसहरूले अबीमेलिकको मृत्यु भएको देखे। यसर्थ तिनीहरू सबै घर फर्किए।

56 त्यस प्रकार उसले गरेका समस्त दृष्टकर्मको निम्ति परमेश्वरले अबीमेलिकलाई दण्ड दिनु भयो। अबीमेलिकले आफ्ना सतरी जना दाज्यू-भाइहरूलाई मारेर आफ्नो पिताको विरुद्धमा पाप गरे।

57 परमेश्वरले शकेमका मानिसहरूलाई पनि तिनीहरूले गरेका नरात्रा कुराहरूका निम्ति दण्ड दिनुभयो। यसर्थ योतामले भनेका कुराहरू सत्य भए। (योताम यरूबालका कान्छा छोरा थिए। यरूबाल गिदोन थिए।)

10

न्यायकर्ता तोला

1 अबीमेलिकको मृत्यु पछि इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति परमप्रभुले अर्को न्यायकर्तालाई पठाउनु भयो। त्यो मानिसको नाउँ तोला थियो। तोला, पुआ नाउँ गरेका मानिसका छोरा थिए। पुआ दोदो नाउँका मानिसका छोरा थिए। तोला इस्राएलका कुल समूहका थिए। तोला शमीर शहरमा बस्थे। शमीर शहर एषैमको पहाडी देशमा थियो।

2 तोला तेईस वर्षसम्म इस्राएलका मानिसहरूका निम्ति न्यायकर्ता भए। तब तोलाको मृत्यु भयो अनि शमीर शहरमा तिनलाई दफन गरियो।

न्यायकर्ता याईर

3 तोलाको मृत्यु भएपछि परमेश्वरद्वारा अर्को न्यायकर्तालाई पठाइए। त्यस मानिसको नाउँ याईर थियो। याईर गिलादको इलाकामा बस्थे। याईर बाईस वर्षसम्म इस्राएलका मानिसहरूको न्यायकर्ता भए।

4 याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढ्थे। ती तीस छोराहरूले गिलादका इलाकामा तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्।

5 याईरको मृत्यु भयो अनि तिनी कामोन शहरमा गाडिए।

अम्मोनीहरू इस्राएल विरुद्ध युद्ध गर्छन्

6 फेरि इस्राएलका मानिसहरूले परमप्रभूसित तिनीहरूको करार भङ्ग गरेका थिए। तिमीहरूले झूटा बालदेवता अनि अशतोरत को पूजा गर्न थाले। तिमीहरूले आफ्ना मानिसहरूका देवताहरू, रसीजोनका मानिसहरूका देवताहरू, मोआबका मानिसहरूका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू अनि पलिशती मानिसहरूका देवताहरूको पनि पूजा गर्न थाले। इस्राएलका मानिसहरूले परमप्रभुलाई छोडे र उहाँको सेवा गर्न बन्द गरे।

7 यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति क्रोधित हुनुभयो। परमप्रभुले पलिशती अनि अम्मोनी मानिसहरू द्वारा तिनीहरूलाई पराजित पार्न दिनुभयो।

8 त्यसैवर्ष यर्दन नदीको पूर्वतर्फ गिलादको इलाकामा बसे इस्राएलका मानिसहरूलाई ती मानिसहरूले नष्ट गरे। त्यो, यो भूमि थियो जहाँ एमोरी मानिसहरू बस्दथे। इस्राएलका ती मानिसहरूले अठार वर्षसम्म दुःख भोगे।

9 अम्मोनी मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहदा, बिन्यामीन अनि एषैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए।

10 यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति परमप्रभुसंग विलाप गरे। तिनीहरूले भने, “हे परमेश्वर हामीले तपाईंको विरुद्ध पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्याग गर्यौं अनि झूटा देवता बाललाई पूज्यौं।”

11 परमप्रभुले इस्राएलका मानिसहरूलाई उत्तर दिनुभयो, “जब तिमीहरूलाई मिश्रदेशका, एमोरी, अम्मोनी अनि पलिशती मानिसहरूले घात पुर्याए तिमीहरूले म कहाँ विलाप गर्थौं। मैले तिमीहरूलाई यी मानिसहरूबाट बचाएँ।”

12 जब सीदोनी, अमालेकी अनि मिधानी मानिसहरूले तिमीहरूलाई दुःख दिए तिमीहरू म प्रति रोयौं। ती मानिसहरूबाट पनि मैले तिमीहरूलाई बचाएँ।

13 तर तिमीहरूले मलाई त्यागेर अन्य देवताहरू पूजन थाल्यौं। यसर्थ फेरि तिमीहरूलाई बचाउँन म अस्वीकार गर्छु।

14 तिमीहरू अन्य देवताहरूको पूजा गर्न मन पराउँछौं यसर्थ जाऊ, सहायताका निम्ति तिनीहरूलाई पुकार। जब तिमीहरू विपदमा पर्छौं ती देवताहरूलाई नै तिमीहरूको रक्षा गर्न देऊ।”

15 तर इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। तपाईं हामी प्रति जे गर्न चाहनुहुन्छ त्यही गर्नु होस्। तर कृपया हामीलाई आज बचाउनुहोस्।”

16 तब इस्राएलका मानिसहरूले अरु देवताहरूलाई पर्योकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखित हुनुभयो।

यिप्तह प्रमुखको रूपमा चुनिए

17 अम्मोनी मानिसहरू युद्धका निम्ति एकत्रित भए। तिनीहरूको छाउनी गिलादको इलाकामा थियो। इस्राएलका मानिसहरू एकत्रित भए। तिनीहरूको छाउनी मिस्या शहरमा थियो।

18 गिलादको इलाकामा बस्ने मानिसहरूका अगुवाहरूले भने, “जो कसैले हामीलाई अम्मोनी मानिसहरू माथि आक्वमण गर्न अगुवाई गर्छ उही गिलादमा बस्ने सबै मानिसहरूको अगुवा हुनेछ।”

11

1 यिप्तह गिलादका कुल समूहका थिए। तिनी एक शक्तिशाली सैनिक थिए। तर यिप्तह वेश्याका छोरा थिए। तिनका पिता गिलाद नाउँ गरेका मानिस थिए।

2 गिलादकी पत्नीका धेरै छोराहरू थिए। जब ती छोराहरू हुकिए तिनीहरूले यिप्तलाई मन पराएनन्। ती छोराहरूले यिप्तलाई उसको निवास शहर छोड्न बाध्य तुल्याए। तिनीहरूले उसलाई भने, “तैले हाम्रो पिताको कुनै पनि सम्पत्ति पाउने छैनस्। तँ अर्को ब्रीको छोरो होस्।”

3 यसर्थ यिप्तह आफ्ना भाइहरूको कारणले टढा गए। तिनी तोबको देशमा बसे। तोबको देशमा केही असभ्य मानिसहरूले यिप्तहको अनुसरण गर्न थाले।

4 केही समयपछि अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरूको विरुद्ध लडाईं गरे।

5 अम्मोनी मानिसहरू इस्राएलको विरुद्ध लडिरहेका थिए यसर्थ गिलादका बृद्ध-प्रधानहरू यिप्तह कहाँ गए। यिप्तह तोबको देश त्यागेर गिलादमा फर्केर आएको तिनीहरू चाहन्थे।

6 बृद्ध-प्रधानहरूले यिप्तहलाई भने, “आऊ, अनि हाम्रो अगुवा बन जसमा कि हामी अम्मोनी मानिसहरूको विरुद्ध लड्न सकौं।”

7 तर यिप्तहले गिलाद देशका ती बृद्ध-प्रधानहरूलाई भने, “तिमीहरूले मलाई मेरा पिताको घर छाड्न बाध्य तुल्यायो। तिमीहरूले मलाई घृणा गर्छौं। यसर्थ अहिले तिमीहरूलाई विपद परेको बेला मकहाँ किन आएका?”

8 गिलादका बृद्ध-प्रधानहरूले यिप्तहलाई भने, “यसो होइन तर अहिले हामीहरू तपाईंतिर फर्किएका छौं, अब हामीसित मिलेर अम्मोनी मानिसहरूको विरुद्ध युद्ध गर्नुहोस् भनि तपाईंलाई सोध्न आएका हौं। गिलादमा बस्ने सबै मानिसहरूको तपाईं सेनापति हुनुहुनेछ।”

9 तब यिप्तहले गिलादका अगुवाहरूलाई भने, “यदि तिमीहरू म गिलादमा फर्केर आएको अनि अम्मोनी मानिसहरूको विरुद्ध लडेको चाहन्छौ भने ठीक छ। तर यदि विजय प्राप्त गर्न परमप्रभुले मलाई सहायता गर्नु भयो भने म तिमीहरूको नयाँ प्रमुख हुनेछु।”

10 गिलादका अगुवाहरूले यिप्तहलाई भने, “हामीले भनेका हरेक कुरा परमप्रभुले सुन्दै हुनुहुन्छ। अनि हामी शपथ खाएर भन्छौं कि तिमीले हामीलाई गर्नु भनेका सबै कुरा गर्नेछौं।”

11 यसर्थ यिप्तह गिलादका अगुवाहरूसँग साथ गए। ती मानिसहरूले यिप्तहलाई आफ्ना प्रमुख अनि आफ्ना सेनापति बनाए। यिप्तहले मिस्या शहरमा परमप्रभुको समक्ष आफ्ना सबै भाकलहरू दोहोर्‍याए।

अम्मोनका राजालाई यिप्तहको सन्देश

12 यिप्तहले अम्मोनी राजाकहाँ दूतहरू पठाए। ती दूतहरूले राजालाई यो सन्देश दिए: “अम्मोनी अनि इस्राएलका मानिसहरू माझ के समस्या छ? तिमीहरू किन हाम्रो देशमा लड्दै गर्नु आएका छौं?”

13 अम्मोनी मानिसहरूका राजाले यिप्तहका दूतहरूलाई भने, “हामी इस्राएलको विरुद्ध लडिरहेका छौं किनभने जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए तिनीहरूले हाम्रो सीमाना लिए। तिनीहरूले अर्नोन नदी र यब्बोक नदीको बीचको हाम्रो भूमि यर्दन नदी सम्म लिए। इस्राएली मानिसहरूलाई हाम्रो भूमि हामीलाई शान्तिसित फर्काइदिनु भनिदिनु होस्।”

14 यसर्थ यिप्तहका दूतहरूले यो सन्देश यिप्तह कहाँ ल्याए। तब यिप्तहले दूतहरूलाई फेरि अम्मोनी मानिसहरू कहाँ पठाए।

15 तिनीहरूले यो सन्देश लगे:

“यिप्तहले भनेको कुरा यो हो: इस्राएलले मोआबका मानिसहरूको भूमि वा अम्मोनका मानिसहरूको भूमि लिएन।

16 जब इस्राएलका मानिसहरू मिश्रदेशको भूमि बाहिर निस्के, इस्राएलका मानिसहरू मरुभूमि तिर गए। इस्राएलका मानिसहरू लाल समुद्रमा गए। त्यसपछि तिनीहरू कादेश गए।

17 इस्राएलका मानिसहरूले एदोमका राजाकहाँ दूतहरू पठाए। दूतहरूले एक सुविधाको याचना गरे। तिनीहरूले भने, ‘इस्राएलका मानिसहरूलाई तपाईंको देश भएर पार हुन दिनुहोस्।’ तर एदोमका राजाले हामीलाई तिनीहरूको भूमि भएर जान दिएनन्। हामीले यस्तै सन्देश मोआबका राजा कहाँ पनि पठायौं। तर मोआबका राजाले पनि हामीलाई उसको भूमि भएर जान दिएनन्। यसर्थ इस्राएलका मानिसहरू कादेशमार्ग बसे।

18 “त्यसपछि इस्राएलका मानिसहरू मरुभूमि अनि एदोम र मोआब देशका किनार वरिपरि भएर गए। इस्राएलका मानिसहरूले मोआब देशको पूर्वतिर यात्रा गरे। तिनीहरूले अर्नोन नदीको अर्कोतिर्फ छाउनी बनाए। तिनीहरूले मोआब देशको सीमाना पार गरेनन्। (अर्नोन नदी मोआबदेशको सीमाना थियो)।

19 “त्यसपछि इस्राएलका मानिसहरूले एमोरी मानिसहरूका राजा सीहोन कहाँ दूतहरू पठाए। सीहोन हेशबोन शहरका राजा थिए। दूतहरूले सीहोनसित याचना गरे, ‘इस्राएलका मानिसहरूलाई तपाईंको देशबाट पार हुन दिनुहोस्। हामी हाम्रो भूमिमा जान चाहन्छौं।’

20 तर एमोरी मानिसहरूका राजा, सीहोनले इस्राएलका मानिसहरूलाई आफ्नो सीमाना पार गर्न दिएनन्। सीहोनले आफ्ना सबै मानिसहरूलाई भेला गरे अनि यहसमा छाउनी बनाए। तब एमोरी मानिसहरूले इस्राएलका मानिसहरूसित युद्ध गरे।

21 तर परमप्रभु, इस्राएलका परमेस्वरले इस्राएलका मानिसहरूलाई सीहोन अनि तिनका सेनालाई पराजित गर्नुमा सहायता प्रदान गर्नुभयो। यसरी एमोरी मानिसहरूको देश इस्राएलका मानिसहरूको सम्पत्ति बन्यो।

22 यसरी अमोरी मानिसहरूको देश इस्राएली मानिसहरूको भूमि भयो। यस प्रकारले इस्राएलका मानिसहरूले एमोरी मानिसहरूका समस्त क्षेत्र प्राप्त गरे। त्यो क्षेत्र अर्नोन नदीदेखि खब्बोक सम्म अनि मरुभूमिदेखि यर्दन नदी सम्म फैलिएको थियो।

23 “उहाँ नै परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्थ्यो जसले एमोरी मानिसहरूलाई आफ्ना भूमि छोड्न बाध्य तुल्याउनु भएको थियो। अनि परमप्रभुले त्यो भूमि इस्राएलका मानिसहरूलाई दिनुभयो। के इस्राएलका मानिसहरूलाई यो भूमि छाड्न लाउन सक्छु भनी तिमी ठाउँछौं?”

24 निम्नरुपले त्यो भूमिमा बस्न सक्छौ जो तिमीहरूका कर्मोश देवताले तिमीहरूलाई दिएका थिए। यसर्थ हामी त्यो भूमिमा बस्नेछौं जो परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ।

25 के तिमी सिप्पोरका छोरा बालाक भन्दा असल छौ र? उनी मोआब देशका राजा थिए। के उसले इस्राएलका मानिसहरूसित बहस गरे? के उनी साँच्चै नै इस्राएलका मानिसहरूसित लडे?

26 इस्राएलका मानिसहरू हेरबोन शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 वर्ष देखि बसेकाछन्। इस्राएलका मानिसहरू अरोएर शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 वर्ष देखि बस्दै आएका छन्। इस्राएलका मानिसहरू अर्नोन नदीका तीरमा भएका सबै शहरहरूमा 300 वर्षदेखि बस्दै आएका छन्। किन तिमीहरूले यति धेरै समय सम्म ती शहरहरूलाई लिने कोशिश गरेनौं?

27 इस्राएलका मानिसहरूले तिमीहरूले विरुद्ध केही पाप गरेका छैनन्। तर तिमीहरूले इस्राएलका मानिसहरूको विरुद्ध अत्यन्त नराप्रो काम गरिरहेछौ। साँचो न्यायकर्ता परमप्रभुले निर्णय गर्नु इस्राएलका मानिसहरू कि अम्मोनी मानिसहरू सहिन्छन्।”

28 अम्मोनी मानिसहरूका राजाले यिप्तहको यो सन्देश सुन्न अस्वीकार गरे।

यिप्तहको भाकल

29 तब परमप्रभुको आत्मा यिप्तह माथि आयो। यिप्तह गिलाद अनि मनश्शेका क्षेत्रबाट पार भए। तिनी गिलादको मिस्या शहर तिर गए। गिलादको मिस्या शहरदेखि यिप्तह अम्मोनी मानिसहरूका भूमि भएर पार भए।

30 यिप्तहले परमेश्वरसँग एउटा प्रतिज्ञा गरे। तिनले भने, “यदि तपाईंले मलाई अम्मोनी मानिसहरू माथि पराजित गर्न दिनुभयो भने,

31 म तपाईंलाई त्यो प्रथम वस्तु प्रदान गर्नेछु जुन वस्तु विजय प्राप्त गरेर म फर्केको बेला मेरो घरबाट निस्कन्छ। परमप्रभुलाई म त्यो होमबलिको रूपमा अर्पण गर्नेछु।”

32 तब यिप्तह अम्मोनी मानिसहरूको देशमा गए। यिप्तह अम्मोनी मानिसहरूसित लडे। परमप्रभुले तिनलाई तिनीहरूमाथि पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।

33 तिनले तिनीहरूलाई अरोएर शहरदेखि मिन्नीत शहरसम्म पराजित गरे। यिप्तहले बीसवटा शहरहरू कब्जा गरे। त्यसपछि तिनी अम्मोनी मानिसहरूसित अबेल-करामीकामा लडे। इस्राएलका मानिसहरूले अम्मोनी मानिसहरूलाई पराजित गरे। अम्मोनी मानिसहरूको निम्ति एक भयानक पराजित थियो।

34 यिप्तह मिस्या फर्केर गए। यिप्तह आफ्ना घर गए अनि उसकी छोरी तिनलाई भेट्न घरबाहिर निस्क्यो। तिनी खैजडी बजाउँदै अनि नाचदै थिईन्। तिनी उसकी एउटै छोरी थिईन्। यिप्तहले उसलाई अत्यन्तै प्रेम गर्थे। यिप्तहका अरू छोरा-छोरी थिएनन्।

35 जब यिप्तहले आफ्नो घरबाट पहिला आफ्ने छोरीलाई निस्केको देखे तिनले आफ्नो अफसोस जनाउन आफ्ना बन्धुहरू च्याले। जब तिनले भने, “हे, मेरी छोरी! तैले मलाई शेष पारिस। तैले मलाई अति भन्दा अति अफसोसमा पारिस। मैले परमप्रभुसित एउटा भाकल गरेको थिएँ अनि त्यसलाई म परिवर्तन गर्न सकिदिन!”

36 तब उसकी छोरीले यिप्तहलाई भनी, “बाबु, तपाईंले परमप्रभुसित भाकल गर्नुभयो। यसर्थ तपाईंको भाकल पूरा गर्नुहोस्। तपाईंले के गर्नु भन्नु भएको थियो त्यही गर्नुहोस्। आखिरमा, परमप्रभुले तपाईंका शत्रुहरू, अम्मोनी मानिसहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।”

37 तब यिप्तहकी छोरीले आफ्ना बाबुलाई भनी, “तर पहिला मेरो निम्ति यो काम गरिदिनु होस्। मलाई दुई महीनासम्म एकलै छाडिदिनु होस्। मलाई पहाड-पर्वततिर जान दिनुहोस्। म विवाह गर्ने छैन अनि नानीहरू जन्माउने छैन, यसर्थ मलाई अनि मेरी साथीहरूलाई जान दिनुहोस् अनि रून्-कराउन दिनुहोस्।”

38 यिप्तहले भने, “जा अनि त्यसो गर।” यिप्तहले उसलाई दुई महीनाका निम्ति पठाइदिए। यिप्तहका छोरी अनि उनका साथीहरू पहाड पर्वतमा बसे। तिनीहरू उसको निम्ति रोए-कराए किनभने तिनले विवाह गर्ने छैन अनि नानीहरू जन्माउने छैन।

39 दुई महीनाको अन्तमा यिप्तहकी छोरी आफ्ना पिता कहाँ फर्की। यिप्तहले परमप्रभुसित जे भाकल गरेका थिए सो पूरा गरे। यिप्तहको छोरीले कहिले पनि कसैसित शारीरिक सम्बन्ध गरेकी थिईन्। यसर्थ इस्राएलमा यो एउटा परम्परा बन्यो।

40 हरेक वर्ष इस्राएली श्रीहरूले गिलादका यिप्तहकी छोरीलाई स्मरण गर्थे। इस्राएलका श्रीहरू हरेक साल चारदिन यिप्तहकी छोरीका निम्ति विलाप गर्थे।

12

यिप्तह अनि एप्रैम

1 एप्रैमका कुल समूहका मानिसहरूले तिनीहरूका समस्त सैनिकहरूलाई साथ बोलाए। त्यसपछि तिनीहरू नदी पारिको सापोन शहरमा गए। तिनीहरूले यिप्तहलाई भने, “तिमीले अम्मोनी मानिसहरूको विरुद्ध युद्ध गर्दा हामीहरूलाई सहायताका निम्ति किन बोलाउनु भएन तपाईंलाई तपाईंको घर सँगै जलाउने छौं।”

2 यिप्तहले तिनीहरूलाई उत्तर दिए, “अम्मोनी मानिसहरूले हामीलाई अनेक समस्याहरू उत्पन्न गराइरहे। यसर्थ म अनि मेरो मानिसहरू तिनीहरूको विरुद्ध लडेका हौं। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरू हामीलाई सहायता गर्न आएनौं।

3 तिमीहरूले हामीलाई सहायता गर्ने छैनौं भनी मैले देखे। यसर्थ मैले आफ्नै जीवनलाई जोखिममा पारे। अम्मोनी मानिसहरू विरुद्ध लड्न म नदीपारि गएँ। परमप्रभुले मलाई तिनीहरूमाथि पराजित गर्नमा सहयोग प्रदान गर्नु भयो। अब, आज तिमीहरू किन मसित लड्न आउछौं?”

4 त्यसपछि यिप्तहले गिलादका मानिसहरूलाई एक साथ बोलाए। तिनीहरूले एप्रैमका कुल समूहका मानिसहरूको विरुद्ध युद्ध गरे। तिनीहरू एप्रैमका मानिसहरूको विरुद्ध लडे किनभने ती मानिसहरूले गिलादका मानिसहरूको अपमान गरेका थिए। तिनीहरूले भनेका थिए, “तिमी गिलादका मानिसहरू केही होइनौं एप्रैममा छोडीएका मानिसहरू मात्र हौं। तिमीहरूको आफ्नो निवास भूमिधरि छैन। तिमीहरूको अंश एप्रैमको हो। अनि तिमीहरूको अंश मनश्शेको हो।” गिलादका मानिसहरूले एप्रैमका मानिसहरूलाई पराजित गरिदिए।

5 गिलादका मानिसहरूले ती स्थानहरू अधिकारमा लिए जहाँबाट मानिसहरू यर्दन नदीपार गर्छन्। ती ठाउँहरूबाट एप्रैम देशतिर जान्छ। एप्रैममा बाँचेका जो कोही पनि नदीमा आउँछन् उसले भन्छन्, “मलाई पारि तन देऊ।” तब गिलादका मानिसहरू उसलाई सोध्छन्, “के तिमी एप्रैमका मानिस हो?” यदि उसले “होइन,” भन्यो भने

6 तिनीहरूले भन्छन्, “ ‘सिबबोलेत’ शब्द भन। ” एप्रैमका मानिसहरू त्यो शब्द ठीकसित भन्न सक्तैन थिए। तिनीहरूले त्यो शब्द ठीकसितले भन्न सक्तैन थियो। तिनीहरूले त्यो शब्दको उच्चारण “सिबबोलेत” भनी गर्थे। यसर्थ, यदि त्यस व्यक्तिले “सिबबोलेत” भनी उच्चारण गरे भने गिलादका मानिसहरू बुझ्थे कि उ एप्रैमका मानिस हुन्। यसर्थ उसलाई तिनीहरूले पार गर्ने स्थानमा मारिदिन्थे। तिनीहरूले एप्रैमका 42,000 मानिसहरूलाई मारे।

7 यिभह छः वर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्ता थिए। त्यसपछि गिलादमा यिभहको देहान्त भयो। तिनीहरूले तिनलाई तिनकै गिलादको शहरमा गाडिदिए।

न्यायकर्ता इब्सान

8 यिभह पछि इब्सान नाउँका मानिस इस्राएलका मानिसहरूका न्यायकर्ता थिए। इब्सान बेतलेहेम शहरका थिए।

9 इब्सानका तीस जना छोराहरू अनि तीस जना छोरीहरू थिए। तिनले आफ्ना तीसजना छोरीहरूलाई ती मानिसहरूसित विवाह गर्न जो तिनका आफन्तहरू होइनन्। अनि तिनले आफ्ना आफन्त नपर्ने तीस जना ब्रौहरू खोजे अनि तिनका छोराहरूले ती ब्रौहरूलाई विवाह गरे। इब्सान सात वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्ता थिए।

10 तब इब्सानको मृत्यु भयो। तिनलाई बेतलेहेम शहरमा गाडियो।

न्यायकर्ता एलोन

11 इब्सान पछि एलोन नाउँका मानिस इस्राएली मानिसहरूका न्यायकर्ता भए। एलोन जबलूनका कुल समूहका थिए। तिनी दश वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्ता रहे।

12 तब जबलूनका कुल समूहका एलोनको मृत्यु भयो। तिनलाई जबलूनको अर्यालोन शहरमा गाडियो।

न्यायकर्ता अब्दोन

13 एलोनको मृत्युपछि हिल्लेलका छोरा अब्दोन इस्राएलका मानिसहरूका न्यायकर्ता थिए। अब्दोन पिरातोन शहरका थिए।

14 अब्दोनका चालीस जना छोराहरू अनि तीस जना नातीहरू थिए। तिनीहरू सतरी वटा गधामा चढथे। अब्दोन आठ वर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्ता रहे।

15 तब हिल्लेलका छोरा अब्दोनको मृत्यु भयो। तिनलाई पिरातोन शहरमा दफन गरिदिए। पिरातोन एप्रैम देशमा छ। यो पहाडी देशमा छ जहाँ अमालेकी मानिसहरू बस्छन्।

13

शिमशोनको जन्म

1 इस्राएलीहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसर्थ परमप्रभुले पलिशतीहरूलाई चालीस वर्षसम्म तिनीहरूमाथि शासन गर्न दिनुभयो।

2 सोरा शहरमा एक मानिस थिए। त्यो मानिसको नाउँ मानोह थियो। तिनी दानको कुल समूहका थिए। मानोहकी एकजना पत्नी थिइन्। तर तिनीहरूको कुनै नानी जन्मिएका थिएनन्।

3 परमप्रभुका दूतले मानोहको पत्नीलाई दर्शन दिनुभयो। तिनले भने, “तिमी नानीहरू जन्माउन सक्षम भएकी छैनौ। तर तिमी गर्भवती हुने छौ अनि एउटा छोरालाई जन्म दिनेछौ।

4 कुनै दाखरस वा अरू कुनै कड पिउने पदार्थ नपिउनु। कुनै भोजन नगर्नु जो अशुद्ध।

5 किन? किनभने तिमी गर्भवती छौ अनि तिमीले छोरा जन्माउनेछौ। जन्मेको समय देखि नै उसलाई परमप्रभुको निम्ति विशेष समर्पण गरिनेछ। उ एउटा नाजिरी हुनेछ। यसकारण तिमीहरूले कहिले पनि उसको कपाल काटिदिनु हुँदैन। उसले इस्राएलका मानिसहरूलाई पलिशती मानिसहरूको शक्तिबाट बचाउन शुरू गर्नेछ।”

6 त्यसपछि ती स्त्री आफ्ना पतिकहाँ गइन् अनि घटेका कुरा उसलाई भनिन्। तिनले भनी, “परमेश्वरबाट एउटा व्यक्ति म कहाँ आए। ती परमेश्वरको दूत जस्तै देखिन्थ्यो। उसले मलाई भयभीत तुल्यायो। त्यो कहाँबाट आएको थियो त्यो मैले सोधे। उसले मलाई आफ्नो नाउँ भनेन।

7 तर उसले मलाई भन्यो, ‘तिमी गर्भवती छौ अनि एउटा छोरा जन्माउने छौ। कुनै दाखरस वा अरू पिउने कडा पदार्थ नपिउनु। कुनै अशुद्ध भोजन नखानु। किन? किनभने त्यो बालकलाई परमेश्वर प्रति विशेष रूपले जन्मेदेखि मृत्युको दिनसम्म नै समर्पण गरिनेछ।’ ”

8 तब मानोहले परमप्रभुलाई प्रार्थना गरे। तिनले भने, “परमप्रभु म बिन्ती गर्छु तपाईंले पठाउनुभएको मानिसलाई फेरि हामीकहाँ पठाइ दिनुहोस्। हामी चाहन्छौ कि अब चाँडै जन्मने छोराको निम्ति हामीले के गर्नु पर्ने उसले हामीलाई सिकाऊन।”

9 मानोहको प्रार्थना परमेश्वरले सुन्नुभयो। परमेश्वरका दूत फेरि त्यस स्त्री कहाँ आए। तिनी एक खेतमा बसिरहेकी थिइन् अनि तिनका पति मानोह तिनीसित थिएनन्।

10 यसर्थ त्यस स्त्री आफ्ना पतिलाई भन्नु दारिद्र्य, “त्यो मानिस फेरि आयो! जो यहाँ अधिचलो दिन म कहाँ आएको थियो।”

11 मानोह उठे अनि आफ्नी पत्नीको पीछा गरे। जब तिनी त्यो मानिस भएकहाँ आए, तिनले भने, “मेरी पत्नीसित कुरा गर्ने मानिस तपाईं नै हुनुहुन्छ?” स्वर्गदूतले भने, “म नै हूँ।”

12 यसर्थ मानोहले भने, “मलाई आशा छ कि तपाईंले जे भन्नुभयो त्यो सत्य हुनेछ। मलाई भन्नुहोस केटोले कस्तो प्रकारको जीवन जीउनु पर्छ। उसले के गर्नुपर्छ?”

13 परमप्रभुका दूतले मानोहलाई भने, “मैले तिम्री पत्नीलाई भनेका हरेक कुरा गर्नुपर्छ।

14 दाखको बोटमा फलेका कुनै फलपनि उसले खानु हुँदैन। उसले कुनै दाखरस वा कड पिउने पदार्थ पिउनु हुँदैन। उसले कुनै यस्तो भोजन खानु हुँदैन जुन अशुद्ध छ। मैले उसलाई गर्नु भनी आदेश गरेका हरेक कुरा गर्नुपर्छ।”

15 तब मानोहले परमप्रभुका दूतलाई भने, “हामी, तपाईं यहाँ एक क्षण बस्नु भएको चाहन्छौ। हामी तपाईंलाई भोजन गराउनका निम्ति एउटा बाख्राको पाठो पकाउन चाहन्छौ।”

16 परमप्रभुका दूतले मानोहलाई भने, “मलाई जानबाट तिमीले रोके पनि म तिम्रो भोजन लिने छैन। तर तिमी केही तयार गर्न चाहन्छौ भने परमप्रभुलाई एक होमबलि अर्पण गर।” (मानोहले त्यो व्यक्ति वास्तवमा परमप्रभुका स्वर्गदूत हुन भनी बुझेनन्।)

17 तब मानोहले परमप्रभुको दूतलाई सोधे, “तपाईंको नाउँ के हो? हामी जान्न चाहन्छौ। जसमा कि तपाईंले भन्नु भएका कुराहरू जब साँच्चै नै घट्छन् तब हामी तपाईंलाई सम्मान गर्न सकौं।”

18 परमप्रभुका दूतले भने, “तिमी किन मेरो नाउँ सोध्छौ? यो यति आश्चर्यजनक छ कि तिमी विश्वास गर्न सक्तैनौ।”

19 तब मानोहले एक चट्टानमा एउटा बाख्राको पाठो बलिदान चढाए। उसले बाख्राको बलि चढाए र अन्न बलि परमप्रभुलाई अर्पण गरे जसले आश्चर्यजनक कुराहरू गर्नु हुन्छ।

20 मानोह अनि उसकी पत्नीले जे भइरहेछ त्यो हेरिरे। वेदी देखि आगोको ज्वाला आकाश तिर उठदै जाँदा परमप्रभुका स्वर्गदूत आगोमा माथि स्वर्गतिर जानुभयो।

जब मानोह अनि तिनकी पत्नीले त्यो देखे, तिनीहरूले आफ्नो अनुहार भुँइतिर पोरेर शिर झुकाए।

21 मानोहले आखिरमा त्यस व्यक्ति परमप्रभुका स्वर्गदूत थिए भनी बुझे। परमप्रभुका स्वर्गदूत फेरि मानोहसित देखा पर्नु भए।

22 मानोहले आफ्नी पत्नीलाई भने, “हामीले परमेश्वरको दर्शन गर्यौं। यसले गर्दा निश्चयनै हाम्रो मृत्यु हुनेछ।”

23 तर तिनकी पत्नीले तिनलाई भनिनु, “परमप्रभुले हामीलाई मार्न चाहनुहुन्न। यदि परमप्रभुले हामीलाई मार्न चाहनु भएको भए हामीले अर्पण गरेका होमबलि अनि अन्नबलि उहाँले स्वीकार गर्नुहुने थिएन। उहाँले यी सबै कुराहरू हामीलाई देखाउनु हुने थिएन। अनि हामीलाई यी कुराहरू उहाँले भन्नुहुने थिएन।”

24 यसरी त्यस झीको एउटा छोरो जन्मियो। तिनले उसको नाउँ शिमशोन राखिन। शिमशोन हुर्किए अनि परमप्रभुले तिनलाई आशिष दिनुभयो।

25 जब शिमशोन महनेह दान शहरमा बसिरहेका थिए तब परमप्रभुको आत्माले शिमशोन माथि कार्य गर्न शुरू गर्यो। त्यो शहर सोरा अनि एस्तोल शहरहरूको माझमा पर्छ।

14

शिमशोनको विवाह

1 शिमशोन तिम्ना शहर तिर झरे। तिनले त्यहाँ एउटी पलिरती झीलाई देखे।

2 जब तिनी फर्केर घर पुगे उसले उसका बाबु अनि आमालाई भने, “मैले तिम्नामा एउटी पलिरती झीलाई देखे। तपाईंहरूले मेरो निम्ति त्यसलाई ल्याइदिनु भएको म चाहन्छु।”

3 तिनका बाबु आमाले भने, “तर निश्चयनै इस्राएलका कुटुम्बामा एउटी केटी होली जसलाई तैले विवाह गर्न सक्छस्। के तैले पलिरती मानिसहरूकी कन्यालाई विवाह गर्नु पर्छ? ती मानिसहरूको खतना भएको छैन।”

तर शिमशोनले भने, “मलाई त्यही केटी ल्याई दिनुहोस्। मैले चाहेको त्यही मात्र हो।”

4 शिमशोनका बाबु-आमालाई यो थाहा थिएन कि परमप्रभुले यस्तो गराउन चाहनु भएको हो। परमप्रभुले पलिरती मानिसहरूको विरुद्ध घटनाहरू केही घटाउनलाई उपाय गरिरहनु भएको थियो। पलिरती मानिसहरूले त्यस समय इस्राएलका मानिसहरू माथि शासन चलाइरहेका थिए।

5 शिमशोन उसको बाबु-आमा सँगै तल तिम्नामा गए। तिनीहरू शहर बाहिरको दाखबारीमा आए, त्यस ठाउँमा एउटा जवान सिंह गर्ज्यो अनि शिमशोनतिर झन्ड्यो।

6 शिमशोनको शरीरमा भयङ्कर शक्तिसित परमप्रभुको आत्मा आउनुभयो। उसले आफ्ना खाली हातले सिंहलाई टुक्वा-टुक्वा पारिदिए। यो उसलाई सजिलो लाग्यो। यो एउटा बाख्राको पाठालाई टुक्वा पारे जतिकै सजिलो थियो। तर शिमशोनले जे गरे त्यो उसले बाबु-आमालाई भनेनन्।

7 यसर्थ शिमशोन शहर तिर झरे ती पलिरती केटीसित कुरा गरे। तिनले उसलाई खुशी तुल्याइन्।

8 धेरै दिनपछि त्यस पलिरती केटीसित विवाह गर्न शिमशोन फर्केर आए। उनी बाटोमा त्यो मेरेको सिंहलाई हेर्न गए। उसले मेरेको सिंहको शरीरमा मौरिका गोला भेट्टाए। तिनीहरूले केही मह बनाएका थिए।

9 शिमशोनले केही मह आफ्ना हातले उठाए। तिनी मह खाँदै हिंडे। जब तिनी आफ्ना बाबु-आमा कहाँ आए उसले उनीहरूलाई केही मह दिए। उनीहरूले पनि त्यो खाए। तर शिमशोनले आफ्ना बाबु-आमालाई त्यो मह मेरेको सिंहको शरीरबाट लिएको भनी भनेनन्।

10 शिमशोनका बाबु ती पलिरती केटीलाई हेर्न झरे। दुलहाहरूको दस्तर अनुसार भोज दिनु आवश्यक थियो। यसर्थ शिमशोनले त्यहाँ एउटा भोज दिए।

11 जब तिनले भोज दिँदछन् भन्ने पलिरती मानिसहरूले देखे तब तिनीहरूले ऊनीसित रहन तीस जना मानिसहरूलाई पठाए।

12 तब शिमशोनले ती तीस मानिसहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थापन चाहन्छु। यो भोज सात दिनसम्म रहने छ। त्यो समय भित्र उत्तर पाउने कोशिश गर। यदि तिमीहरूले अड्कोको उत्तर त्यो समय भित्र दियो भने म तिमीहरूलाई तीसवटा मलमलको कमेज अनि तीस जोर लाउने लुगाहरू दिनेछु।

13 तर तिमीहरूले उत्तर पाएनौ भने मलाई तीसवटा कमेज अनि तीस जोर लाउने लुगाहरू दिनुपर्छ।” यसकारण ती तीस जना मानिसहरूले भने, “तिमीले हामीलाई अड्को भन, हामी सुन्न चहन्छौं।”

14 शिमशोनले तिनीहरूलाई अड्को सुनाए:

“खानेबाट केही खानेकुरा निस्क्यो।

बलवानबाट केही गुलियो कुरा निस्क्यो।”

ती 30 जना मानिसहरूले तीन दिनसम्म उत्तर खोज्ने कोशिश गरे तर सकेनन्।

15 चौथो दिन ती मानिसहरू शिमशोनकी पत्नीकहाँ आए। तिनीहरूले भने, “के तिमीले हामीहरूलाई कडुगल तुल्याउनका निम्ति यहाँ निमन्त्रणा गरेकी? तिमीले हाम्रो निम्ति तिम्नो पतिलाई छलेर त्यो अड्को उत्तर भन्न लाउनुपर्छ। यदि हाम्रो निम्ति तिमीले उत्तर ल्याइँन भने हामी तिमीलाई अनि तिम्ना पिताका घरका सबै मानिसहरूलाई जलाएर मार्नेछौं।”

16 यसर्थ शिमशोनकी पत्नी उसकहाँ गइन् अनि रुन थालिन। तिनले भनिनु, “तिमीले मलाई घृणा गर्छौं। तिमीले वास्तवमा मलाई प्रेम गर्दैनौं। तिमीले मेरो मानिसहरूलाई एउटा अड्को भन्यौ अनि तिमीले मलाई त्यसको उत्तर भन्दैनौं।” तर शिमशोनले तिनलाई भने, “मैले मेरो बाबु-आमालाई पनि भनेको छैन। के मैले तिमीलाई भन्नु?”

17 शिमशोनकी पत्नी भोजको सातौं दिन अर्थात् अन्तिम दिनसम्म रोइरहिन। यसर्थ आखिरमा उसले तिनलाई सातौं दिनमा अड्कोको उत्तर बताई दिए। किनभने उसले तिनलाई दिक्दारी बनाइरहेकी थिइन्। त्यसपछि तिनले आफ्ना मानिसहरूकहाँ गइन् अनि तिनीहरूलाई अड्कोको उत्तर भनिदिइन्।

18 यसरी भोजको सातौं दिनमा सूर्य अस्ताउनु अघि ती पलिरती मानिसहरूले उत्तर पाए। तिनीहरू शिमशोन कहाँ आए अनि भने,

“महभन्दा गुलियो के हुन्छ?”

सिंहभन्दा बलियो के हुन्छ?"

तब शिमशोनले तिनीहरूलाई भने,

"यदि तिमीहरूले मेरो कोरलीलाई नजोतेको भए
तिमीहरूले मेरो अड्को समाधान गरेका हुने थिएनौ।"

19 शिमशोन अत्यन्त क्वोथित भए। परमप्रभुको आत्मा विशाल शक्ति सहित शिमशोन माथि आउनुभयो। ऊनी अश्कलोन शहर तिर झरे। त्यस शहरमा उसले तीस जना पलिशती मानिसहरूलाई मारिदिए। त्यसपछि तिनले ती मृत देहबाट सबै वस्त्रहरू अनि सम्पत्तिहरू लिए। तिनले ती वस्त्रहरू फर्काई दिए अनि ती मानिसहरूलाई दिए जसले उसको अड्कोको उतर दिएका थिए। त्यसपछि तिनी आफ्ना पिताको घरमा गए।

20 शिमशोनले उसकी नयाँदुलहीलाई आफू-सँग लगेनन्। विवाहको लोकन्तेले तिनलाई राखे।

15

शिमशोनले पलिशतीहरूका निम्ति विपद ल्याउँछन्

1 गाँको फसल कटनीको समयमा शिमशोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले आफूसित भेटी स्वरूप एउटा बाख्राको पाठो लगे। तिनले भने, "म मेरो पत्नीको कोठामा जाँदछु।"

तर उनका बाबुले शिमशोनलाई भित्र जान दिएनन्।

2 उनका बाबुले शिमशोनलाई भने, "मैले सोचें तिमीले उसलाई घृणा गर्छौ। यसर्थ मैले उसलाई विवाहको लोकन्तेसंग विवाह गरि दिएँ। उसकी कान्छी बहिनी अझ सुन्दरी छे। कान्छी बहिनीलाई लैजाऊ।"

3 तर शिमशोनले उनलाई भने, "अब, म साँच्चै नै पलिशती मानिसहरूमाथि बदला लिनेछु अनि यो तिम्रो दोष हुनेछ।"

4 यसर्थ शिमशोन बाहिर गए अनि तीन सय स्यालहरू पक्चे। तिनले एक पल्टमा दुइ स्यालहरू लिए अनि जोड बनाउनका निम्ति तिनीहरूका पुच्छरहरू एकसाथ बाँधिदिए। त्यसपछि तिनले प्रत्येक जोड स्यालको पुच्छरको माझमा एउटा-एउटा रौंको बाँधिदिए।

5 शिमशोनले स्यालहरूका पुच्छर माझमा भएका रौंकोहरू जलाए। त्यसपछि तिनले ती स्यालहरूलाई पलिशती मानिसहरूका अन्नबाली तिर धपाई दिए। यस प्रकार तिनले तिनीहरूको खेतमा उम्रिरहेका बोटहरू अनि तिनीहरूले काटेका अन्नका थाकहरू डडाई दिए। तिनले तिनीहरूका दाखका खेतहरू अनि भद्राक्षका बगैँचाहरू पनि जलाई दिए।

6 पलिशती मानिसहरूले सोधे, "यो कसले गर्यो?"

शिमशोनले तिनीहरूलाई भने, "शिमशोनले यसो गरे। किनभने उनको ससुराले शिमशोनकी पत्नीलाई तिनको विवाहको लोकन्तेलाई दिए।" यसर्थ पलिशती मानिसहरूले शिमशोनकी पत्नी र उसका बाबुलाई जलाए मारिदिए।

7 त्यसपछि शिमशोनले पलिशती मानिसहरूलाई भने, "तिमीहरूले मलाई यस्तो नराप्नो व्यवहार गर्यौ। यसर्थ अब म तिमीहरू प्रति नराप्नो व्यवहार गर्नेछु। अब म तिमीहरू माथि विपत्ति ल्याइ दिन्छु। म विपत्ति ल्याउन सक्नेछु।"

8 तब शिमशोनले पलिशती मानिसहरू माथि आक्चमण गरे। तिनीले तिनीहरू धेरैलाई मारे। अनि तिनी एउटा ओडरमा बसे। यो ओडर त्यो स्थानमा थियो जसको नाउँ एतामको चट्टान भनिन्थ्यो।

9 तब पलिशती मानिसहरू यहदाको देशमा गए। तिनीहरू लही नामक स्थानको नजिक अडिए। तिनीहरूका सेनाले त्यही छाउनी थापे अनि युद्धका निम्ति तयारी गरे।

10 यहदा कुल समूहका मानिसहरूले तिनीहरूलाई सोधे, "तिमी पलिशती मानिसहरू किन हामीसित लड्न यहाँ आयौ?"

उनीहरूले उत्तर दिए, "हामी शिमशोनलाई पक्रन आएका हौ। हामी तिनलाई हाम्रो कैदी तुल्याउन चाहन्छौ। हामी तिनलाई हाम्रा मानिसहरू प्रति तिनले गरेका कुराहरूका निम्ति दण्ड दिन चाहन्छौ।"

11 तब यहदाका कुल समूहका 3,000 मानिसहरू शिमशोन कहाँ गए। तिनीहरू एतामको चट्टान नजिकको ओडरमा गए। तिनीहरूले तिनलाई भने, "तिमीले हामीहरू प्रति के गर्यौ? तिमीलाई थाहा छैन कि पलिशती मानिसहरू हामी माथि शासन गर्छन् भनी?"

शिमशोनले उत्तर दिए, "तिनीहरूले म प्रति गरेका कुराहरूका निम्ति म केवल तिनीहरूलाई दण्ड दिन्छु।"

12 तब तिनीहरूले शिमशोनलाई भने, "हामी तिमीलाई बाँध्न आएका छौ। हामी तिमीलाई पलिशती मानिसहरूलाई दिनेछौ।"

शिमशोनले यहदाका मानिसहरूलाई भने, "शपथ खाएर भन कि तिमीहरू स्वयंले मलाई घात गर्न छैनौ भनी।"

13 तब यहदाका मानिसहरूले भने, "हामी मान्छौ। हामी तिमीलाई केवल बाँध्छौ अनि पलिशती मानिसहरूलाई दिनेछौ। हामी शपथ खान्छौ कि हामी तिमीलाई मार्न छैनौ।" यसर्थ तिनीहरूले शिमशोनलाई दुइवटा नयाँ डोरीले बाँधे। तिनीहरूले तिनलाई चट्टानको ओडर देखि उँभो लगे।

14 जब शिमशोन लही भनिने ठाउँमा आए पलिशतीहरू तिनलाई भेट्न आए। तिनीहरू खुशीले कराउँदै थिए। तब परमप्रभुको आत्मा भयानक शक्तिसित शिमशोन माथि आउँनुभयो। शिमशोनले डोरी चूँडए। त्यो डोरी जलेको धागो जस्तै कमजोर देखिन्थ्यो। ती डोरी तिनका पाखुराबाट झरे मानौ तिनीहरू पस्लिका थिए।

15 शिमशोनले एउटा मरेको गधाको बड्गारा भेट्टाए। तिनले त्यो बड्गारा लिए अनि एक हजार पलिशती मानिसहरूलाई त्यसद्वारा हत्या गरिदिए।

16 तब शिमशोनले भने;

"मैले तिनीहरूलाई गधाको बड्गाराले

अल्गो रास लगाएँ।

गधाको बड्गाराले मैले

1,000 मानिसहरूलाई मारिदिएँ।"

17 जब शिमशोनले बोली सके, तिनले बड्गारा तल फर्काए। यसर्थ त्यस स्थानको नाउँ रामतलही राखियो।

18 शिमशोन अत्यन्त तिर्खाए। यसकारण तिनी परमप्रभुतिर कराए। तिनले भने, "म तपाईंको दास हँ। तपाईंले मलाई यो महान विजय प्रदान गर्नु भयो। कृपया अब मलाई तिर्खाले मर्न नदिनुहोस। कृपया मलाई ती मानिसहरूद्वारा कब्जा गर्न नदिनुहोस जसको खतना पनि गरिएको छैन।"

19 लहीमाको भुँइमा एक खाल्डो थियो। परमेस्वरले त्यो खाल्डो चिरेर खोलि दिनुभयो अनि पानी बाहिर निस्कियो। शिमशोनले त्यो पानी पिए अनि केही स्वस्थ भए। तिनले फेरि बलवान भएको अनुभव गरे। यसर्थ तिनले त्यो पानीको मूलको नाउँ एन-हक्कोरे राखे। यो आजसम्म पनि लही शहरमा छ।

20 यसरी शिमशोन बीस वर्षसम्म इयाएलका मानिसहरूका न्यायकर्ता रहे। त्यो पलिशती मानिसहरूको समयमा थियो।

16

शिमशोन गाजा शहरमा जान्छन्

1 एकदिन शिमशोन गाजा शहर तिर गए। तिनले त्यहाँ एउटी वेश्यालाई देखे। तिनी त्यो रात त्यससित बस गए।

2 कसैले गाजाका मानिसहरूलाई भने, “शिमशोन यहाँ आएका छन्।” तिनीहरूले शिमशोनलाई मार्न चाहन्थे, यसर्थ तिनीहरूले शहर घेरे। तिनीहरू शहर-द्वारको नजिकमा लुके अनि रातभरि शिमशोनलाई पछिरे। रातभरि तिनीहरू अत्यन्त चूपचापसित बसे। तिनीहरूले एका-अर्कालाई भने, “जब बिहान हुन्छ हामी शिमशोनलाई मार्नेछौं।”

3 तर शिमशोन त्यस वेश्यासित आधा रातसम्म मात्र बसे। शिमशोन आधारगतमा उठे। शिमशोनले शहर-द्वार अर्थात् एन-हक्कोरे र तिनले पर्खालबाट दुवै चौकट निकाले। शिमशोनले ढोकाको, दुइवटा स्तम्भहरू अनि ढोका बन्द राखे बारहरू भत्काइ दिए। शिमशोनले ती वस्तुहरूलाई आफ्ना कौधमा हाले अनि तिनीहरूलाई बोकेर हेब्रोन शहर नजिकको डाँडको टापुमा लगे।

शिमशोन अनि दलीला

4 पछि, शिमशोन दलीला नाउँ भएकी स्त्रीसँगको प्रेमा फँसे। उनी सौके बेसीकी थिइन्।

5 पलिशती मानिसहरूका शासकहरू दलीला कहों गए। तिनीहरूले भने, “हामी जान्न चाहन्छौं के चिजले शिमशोनलाई यति बलवान तुल्याउँछ। त्यो रहस्य तिनलाई भन्न लगाऊ र उसलाई छल। तब हामी तिनलाई कसरी पक्विनु अनि बाँध्नु त्यो जान्ने छौं। तब हामी तिनलाई नियन्त्रण गर्न समर्थ हुनेछौं। यदि तिमीले यसो गरि दियो भने हामी प्रत्येकले तिमीलाई एघार सय चाँदीका सिक्का गरी दिनेछौं।”

6 यसर्थ दलीलाले शिमशोनलाई भनिन्, “तिमी किन यस्तो बलवान छौ मलाई भन। कसैले बाँधेर तिमीलाई असहाय तुल्याउन सक्छ?”

7 शिमशोनले उत्तर दिए, “कुनै व्यक्तिले मलाई सातवटा ताजा धनुका नसुकैका बलियो तौंदोले बाँध्नु पर्यो यदि कसैले त्यति गरे म कुनै अन्य मानिस जस्तै कमजोर हुनेछु।”

8 तब पलिशती मुखियाहरूले सातवटा ताजा, नयाँ तौंदो दलीला कहों ल्याइदिए। दलीलाले शिमशोनलाई तौंदोहरूद्वारा बाँधि दिइन्।

9 केही मानिसहरू अर्का कोठामा लुकिरहेका थिए। दलीलाले शिमशोनलाई भनिन्, “शिमशोन, पलिशती मानिसहरूले तिमीलाई पक्विन्छन्।” तर शिमशोनले सजिलैसित ती तौंदोहरू चूँडइदिए। ती ज्वालाको नजिक परेको धागो जस्तै टुक्विए। यसकारण ती पलिशती मानिसहरूले शिमशोनको शक्तिको भेद पाएनन्।

10 तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले मलाई ढाँड्यौ। तिमीले मलाई मूर्ख पार्यौ। कृपया मलाई साँचो भन, कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”

11 शिमशोनले भने, “कसैले मलाई नयाँ डोरीले बाँध्नु पर्छ। तिनीहरूले मलाई ती डोरीहरूले बाँध्नु पर्छ जसलाई पहिला प्रयोग नगरीएको हुनुपर्छ। यदि कसैले त्यो गर्यो भने म अन्य कुनै मानिसजस्तै कमजोर हुनेछु।”

12 यसर्थ दलीलाले केही नयाँ डोरीहरू लिइन् अनि शिमशोनलाई बाँधिन्। कोही मानिसहरू अर्का कोठामा लुकिरहेका थिए। तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिशती मानिसहरू तिमीलाई पक्विन आइरहेछन्।” तर तिनले धागो चूँडएको जस्तै ती डोरीहरू सजिलै चूँडए।

13 तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले फेरि मलाई ढाँड्यौ। तिमीले मलाई मूर्ख पार्यौ। अब मलाई भन कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”

शिमशोनले भने, “यदि तिमीले मेरो टाउकोका सातवटा कपालको लट्टालाई तौंनमा बुनेर एउटा काँटाले कस्यौ भने म अन्य कुनै मानिस जस्तै कमजोर हुनेछु।”

पछि, शिमशोन सुन्न गए। यसर्थ दलीलाले तिनको टाउकोका कपालबाट सात लट्टा बुन्नका निम्ति तानको प्रयोग गरिन्।

14 तब दलीलाले पालको कीलाले तानलाई भुँइमा कसिदिइन्। फेरि तिनले उसलाई बोलाईन्, “शिमशोन पलिशती मानिसहरू तिमीलाई पक्विन आइरहेछन्।” शिमशोनले पालको कीला, र तान उखेलि दिए।

15 तब दलीलाले शिमशोनलाई भनिन्, “ म तिमीलाई प्रेम गर्छु” भनी तिमी कसरी भन्न सक्छौ जब तिमीले म माथि विश्वास नै गर्दैनौ भने? तिम्रो भेद मलाई बताउन तिमी अस्वीकार गर्छौ। तिमीले मलाई मूर्ख तुल्याएको यो तेषो पल्ट हो। तिम्रो महान शक्तिको भेद तिमीले मलाई भनेका छैनौ।”

16 उसले शिमशोनलाई दिनहुँ दिक्दारी बनाइन् रहिन्। आफ्नो भेदको बारेमा उसको सोधाइद्वारा तिनी यति थकित भए कि तिनलाई अब मर्छु जस्तो लाग्न थाल्यो।

17 अन्तमा, शिमशोनले दलीलालाई सबै कुरा भने। तिनले भने, “मैले कहिले पनि मेरो कपाल काटेको छुइँन। म जन्मनु अघिबाट नै मलाई परमेस्वर प्रति समर्पण गरिएको थियो। यदि कसैले मेरो कपाल काटिदिए म मेरो शक्ति गुमाउनेछु। म अन्य कुनै पनि मानिस जस्तै कमजोर हुनेछु।”

18 दलीलाले बुझिन् कि शिमशोनले उसलाई तिनको भेद बताए भनी। उसले पलिशती मानिसहरूका शासकहरूलाई एक सन्देश पठाइन्। उसले भनिन्, “फेरि फर्की आऊ। शिमशोनले मलाई सबै कुरा भनेकाछन्।” यसर्थ पलिशती मानिसहरूका शासकहरू दलीला कहों फर्केर आए। तिनीहरूले चाँदिका सिक्का ल्याए जो उसलाई दिन्छौं भनी तिनीहरूले वचन दिएका थिए।

19 जब शिमशोन तिनको काउमा पल्टिरेहेका थिए, दलीलाले उनलाई सुत्ने तुल्याइन् र एउटा मानिसलाई शिमशोनको कपालका सातवटा लट्टा काटनलाई भित्र बोलाईन्। यसप्रकार उसले शिमशोनलाई कमजोर तुल्याइन्। शिमशोनको शक्तिले उसलाई छोड्यो।

20 तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिशती मानिसहरू तिमीलाई पक्कन आइरहेछन्।” तिनी ब्यूँझिए अनि सोचे, “मैले अघि गरे जस्तै म भान्ने छु अनि स्वयंलाई मुक्त तुल्याउनेछु।” तर शिमशोनलाई थाहा भएन कि परमप्रभुले तिनलाई त्यागी सक्नु भएको थियो।

21 पलिशती मानिसहरूले शिमशोनलाई पक्कन। तिनीहरूले तिनका आँखा निकालिदिए अनि तिनलाई गाजा शहरमा लगे। त्यसपछि उनीहरूले भागेर जान नदिनलाई तिनलाई काँसाका साङ्गलाहरूले बाँधिदिए। तिनीहरूले शिमशोनलाई इयालखानमा हाले अनि जाँतो चलाउन लगाए।

22 तर शिमशोनको कपाल फेरि उम्र्न थाल्यो।

23 पलिशती मानिसका शासकहरू उत्सव मनाउन एकत्रित भए। तिनीहरू आफ्ना देवता दागोनलाई एउटा महान बलिदान अर्पण गर्दछन्। तिनीहरूले भने, “हाम्रो देवताले हाम्रो शत्रु शिमशोनलाई पराजित गर्नुमा सहायता गर्नु भयो।”

24 जब पलिशती मानिसहरूले शिमशोनलाई देखे, तिनीहरूले आफ्नो देवताको स्तुति गरे। तिनीहरूले भने,

“यो मानिसले हाम्रा मानिसहरूलाई नष्ट गर्‍यो!

यो मानिसले हाम्रा धेरै मानिसहरूलाई मार्यो!

तर हाम्रो देवताले हाम्रो शत्रुलाई पक्किन हामीलाई सहायता गर्नुभयो।”

25 उत्सवमा मानिसहरू आनन्द मनाइहेका थिए। यसर्थ तिनीहरूले भने, “शिमशोनलाई बाहिर ल्याऊ। हामी तिनको खिल्ली उडउन चाहन्छौं।” यसकारण तिनीहरूले शिमशोनलाई इयालखानबाट ल्याए अनि तिनको खिल्ली उडउन लागे। तिनीहरूले शिमशोनलाई दागोन देवताको मन्दिरमा खम्बाहरूको माझमा उभ्याए।

26 एकजना सेवकले शिमशोनको हात समातेको थियो। शिमशोनले त्यसलाई भन्यो, “जहाँ यो मन्दिरलाई अड्याउने खम्बालाई म छुन सक्छु मलाई त्यहाँ राख। म त्यसमा अडेसलाम चाहन्छु।”

27 मन्दिरमा पुरुष अनि स्त्रीहरूको भीड थियो। पलिशती मानिसका समस्त शासकहरू त्यहाँ थिए। मन्दिरको छतमा प्रायः तीन हजार पुरुष अनि स्त्रीहरू थिए। तिनीहरू होंस्टे अनि शिमशोनको खिल्ली उडउँदै थिए।

28 तब शिमशोनले परमप्रभुसित एउटा प्रार्थना गरे। तिनले भने, “हे सर्वशक्तिमान परमप्रभु, मलाई याद गर्नुहोस। हे परमेश्वर, कृपया अझ एक पल्ट मात्र मलाई शक्ति दिनुहोस। मेरा दुइ आँखाहरू निकालि दिने यी पलिशती मानिसहरूलाई दण्ड दिनका निम्ति मलाई यो एउटा कुरा गर्न दिनुहोस।”

29 त्यसपछि शिमशोनले मन्दिर माझका दुइ खम्बाहरू समाते। यी दुइ खम्बाहरूले सम्पूर्ण मन्दिरलाई आड दिएको थियो। तिनले स्वयंलाई ती दुइ खम्बाहरू माझ दहिलो राखे। एउटा खम्बा तिनको दाहिने तर्फ अर्को देखे तर्फ थियो।

30 शिमशोनले भने, “मलाई पनि यी पलिशतीहरूसित मर्न दिनुहोस।” तब तिनले सकेसम्म जोडले धकेले र त्यो मन्दिर त्यहाँ भएका शासकहरू अनि सबै मानिसहरू माथि ढल्यो। यस प्रकारले शिमशोन आफू जीवित हुँदा भन्दा मरणको बेला धेरै पलिशती मानिसहरूलाई मारे।

31 शिमशोनका भाइहरू र तिनका बाबुका परिवारका सबै मानिसहरू तिनको मृतदेह लिन गए। तिनीहरूले तिनलाई फर्काइ ल्याए अनि तिनका बाबुलको चिहानामा तिनलाई गाडे। त्यो चिहान सोरा अनि एतोल शहर माझमा छ। शिमशोन बीस वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्ता रहे।

17

मीकाका मूर्तिहरू

1 मीका नाउँ गरेका एकजना मानिस थिए जो एषैमको पहाडी देशमा बस्थे।

2 मीकाले आफ्नी आमालाई भने, “कसैले तिमीबाट 1,100 चाँदीका टुक्रा चोरेको तिमीलाई थाहा छ। त्यस विषयमा तिमीले श्राप दिएको मैले सुने। त्यो चाँदी मेरोमा छ। त्यो मैले लगेको थिएँ।”

उसकी आमाले भनिन्, “हे मेरो छोरो परमप्रभुले तिमीलाई आशिष दिऊन्।”

3 मीकाले त्यो 1,100 चाँदीका टुक्रा आफ्नी आमालाई फर्काइदिए। तब तिनले भनिन्, “म यो चाँदी एउटा विशेष भेटीको रूपमा परमप्रभुलाई दिनेछु। म यो मेरो छोरोलाई दिनेछु जसमा कि उसले एउटा मूर्ति निर्माण गर्नेछ, अनि त्यसलाई चाँदीले मोडने छ। यसर्थ अब छोरा त्यो चाँदी म तिमीलाई फर्काइ दिन्छु।”

4 तर मीकाले त्यो चाँदी आफ्नी आमालाई फर्काइ दिए। यसर्थ तिनले त्यो चाँदीबाट प्रायः दुइ सय शेकेलका सिक्का* लिएर ती चाँदीका कारीगरलाई दिइन्। चाँदी कारीगरले चाँदीले मोडेको मूर्ति बनाउन त्यो चाँदी प्रयोग गरे। त्यो मूर्तिलाई मीकाको घरमा राखियो।

5 मीकाको मूर्तिहरू पूजा गर्ने एउटा मन्दिर थियो। उसले एउटा एपोद अनि केही घर-मूर्तिहरू बनाए। तब मीकाले आफ्ना एकजना छोरोलाई पूजाहारी बन्न छाने।

6 त्यससमय, इस्राएलका मानिसहरूका राजा थिएनन्। यसर्थ हरेक व्यक्तिहरूले त्यही गरे जो उ स्वयंले सही छ भन्ने ठान्थ्यो।

7 त्यहाँ एक जवान लेवी मानिस थिए। तिनी बेतलेहेम शहर, यहदाका थिए। तिनी यहदाका कुल समूह माझ बस्दै थिए।

8 त्यो जवान मानिसले बेतलेहेम, यहदा छाडे। तिनी बस्रका निम्ति अर्को स्थानको खोजमा थिए। तिनी यात्रा गर्दै जाँदा मीकाको घर आई पुगे। मीकाको घर एषैमको भूमिको पहाडी देशमा थियो।

9 मीकाले तिनलाई सोधे, “तपाईं कहाँबाट आउनु भएको?”

त्यो जवान मानिसले उत्तर दियो, “म यहदाको बेतलेहेम शहरको एउटा लेवी हूँ। म बस्ने स्थान खोजि रहेछु।”

10 तब मीकाले तिनलाई भने, “मसित बसु होस। मेरो बाबु अनि पूजाहारी बनिदिनु होस। म तपाईंलाई हरेक साल दश चाँदीका सिक्का दिनेछु। म तपाईंलाई लुगाहरू अनि भोजन पनि दिनेछु।”

त्यो लेवीले त्यही गरे जो मीकाले भने।

11 जवान लेवी मीका सँग बस्र सहमत भए। त्यो जवान मानिस मीकाका एउटा छोरा जस्तै बने।

12 मीकाले तिनलाई आफ्ना पूजाहारी हुनलाई चुने। यसर्थ त्यो जवान मानिस पूजाहारी बने अनि मीकाको घरमा बसे।

13 अनि मीकाले भने, “अब म सम्झन्छु कि परमप्रभु मप्रति भलो हुनुहुनेछ। म यो जान्दछु किनभने मेरो साथमा मेरा पूजाहारी बन्नका निम्ति लेवी कुल समूहका मानिसछन्।”

18

दानले लैश शहर कब्जा गर्छन्

1 त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। अनि त्यसबेला दानका कुल समूह बसे स्थानको खोजमा थिए। तिनीहरूको अझसम्म आफ्नो देश थिएन। इस्राएलका अन्य कुल समूहहरूले अधि नै आफ्ना भूमिहरू प्राप्त गरिसकेका थिए। तर दानका कुल समूहले आफ्नो भूमि अझ लिएका थिएनन्।

2 यसर्थ दानका कुल समूहले पाँच जना सैनिकहरूलाई केही भूमि खोज्नु भनी पठाए। तिनीहरू बस्रका निम्ति उत्तम स्थान खोज्न हिडे। ती पाँच मानिसहरू सोरा अनि एताओल शहरका थिए। तिनीहरू चुनिए किनभने ती सबै दानका कुलहरूका थिए। तिनीहरूलाई भनियो, “जाऊ केही भूमि खोज।”

ती पाँच मानिसहरू एषैमको पहाडीदेशमा आए। तिनीहरू मीकाको घरमा आई पुगे अनि रात त्यहाँ बिताए।

* 17:4: दुइ सय शेकेलका सिक्का अर्थात “पाँच पाउण्ड।”

3 ती पाँच मानिसहरू जब मीकाको घरको छेउमा आई पुगे तिनीहरूले जवान लेवी मानिसको स्वर सुने। तिनीहरूले उसको स्वर चिने यसर्थ तिनीहरू मीकाको घरमा रोकिए। तिनीहरूले त्यो जवान मानिसलाई सोधे, “कसले तिमीलाई यो स्थानमा ल्याए? तिमी यहाँ के गर्दछौ? यहाँ तिमी के काम छ?”

4 मीकाले तिनका निम्ति गरेका कुराहरूको विषयमा त्यो जवान मानिसले उनीहरूलाई भने। त्यो जवान व्यक्तिले भने, “म उनको पूजाहारी हुँ।” मीकाले मलाई ज्वालामा लिए।

5 यसर्थ तिनीहरूले उसलाई भने, “कृपया हाम्रो निम्ति परमेश्वरसित केही कुराको सोध पुछ गरिदेऊ। हामी केही जान्न चाहन्छौ: के हाम्रो बस्ने स्थानको खोज सफल हुन्छ?”

6 पूजाहारीले ती पाँच मानिसहरूलाई भने, “हो, शान्तिसित जाऊ। परमप्रभुले तिमीहरूलाई तिमी मार्गमा डोर्याउनु हुनेछ।”

7 यसर्थ पाँच मानिसहरू हिडे। तिनीहरू लेश शहरमा आइ पुगे। तिनीहरूले त्यस शहरमा मानिसहरू सुरक्षित बसेका देखे। तिनीहरूलाई सीदोनका मानिसहरूले शासन गर्दथे। हरेक कुरा शान्त अनि चकमन्न थियो। मानिसहरूसित हरेक कुरा प्रशस्त थियो। अनि तिनीहरूलाई कष्ट पुर्याउने कुनै शत्रुहरू छेउमा थिएनन्। तिनीहरू सीदोन शहर देखि टाढा बस्थे अनि अरामका मानिसहरूसँग कुनै सम्झौता थिएन।

8 ती पाँच मानिसहरू सोरा अनि एस्ताओल शहरतिर फर्कि गए। तिनीहरूका आफन्तहरूले सोधे, “तिमीहरूले के बुझ्यौ?”

9 ती पाँच मानिसहरूले उत्तर दिए, “हामीले केही भूमि पायौं, अनि त्यो अति उत्तम छ। हामीले तिनीहरूलाई आक्रमण गर्नु पर्छ। पछि नबस्! हामी जाऊँ अनि त्यो भूमि लिऔं।

10 जब तिमीहरू त्यो स्थानमा आउँछौ त्यहाँ प्रशस्त भूमि तिमीहरूले देख्छौ। त्यहाँका मानिसहरूले कुनै आक्रमणको अपेक्षा नगरेको तिमीहरूले देख्छौ। निष्ठुर्यनै परमेश्वरले त्यो भूमि हामीलाई दिनु भएको छ।”

11 यसर्थ दानका कुल समूहबाट छ सय मानिसहरू सोरा अनि एस्ताओल शहरबाट हिडे। तिनीहरू युद्धको निम्ति तयार थिए।

12 लेश शहर जाने तिनीहरूको मार्गमा तिनीहरू यहदा देशको किर्यात्यारीम शहरको छेउमा अडिए। त्यहाँ तिनीहरूले एक छाउनी लगाए। त्यसैकारणले गर्दा किर्यात्यारीमको पञ्चिममा भएको स्थानलाई आज पनि दानको छाउनी भनिन्छ।

13 त्यस स्थानदेखि ती छ सय मानिसहरू यात्रा गरेर एमैका पहाडी देशतिर गए। त्यसपछि तिनीहरू मीकाको घरमा आए।

14 यसर्थ ती पाँच मानिसहरू बोले, जसले लेश वरिपरिका स्थानको खोज गरेका थिए। तिनीहरूले आफ्ना आफन्तहरूलाई भने, “यी घरहरूमध्ये एउटामा एपोद छ। अनि त्यहाँ घर-देवताहरू, एउटा कुँदेको सालिक अनि एउटा चाँदीको मूर्ति पनि छन्। तिमीहरू जान्दछौ के गर्नु पर्छ—जाऊ ती लेऊ।”

15 यसर्थ तिनीहरू मीकाको घरमा रोकिए जहाँ त्यो जवान लेवी बस्थे। तिनीहरूले त्यो जवान मानिसलाई ऊ कस्तो छ भनी सोधे।

16 दानका कुल समूहका छ सय मानिसहरू फाटकको द्वारमा उभिएर बसे। ती सबैका आफ्ना अन्नहरू थिए अनि युद्धका निम्ति तयार थिए।

17-18 ती पाँच जाससहरू घरभित्र पसे। पूजाहारी बाहिर फाटक छेउमा ती छ सय मानिसहरूका साथ उभिए जो युद्धका निम्ति तयार थिए। ती मानिसहरूले कुँदेको मूर्ति, एपोद र घर का-मूर्तिहरू उठाए। त्यो जवान लेवी पूजाहारीले भने, “तिमीहरू के गरिरहेछौ?”

19 ती पाँच मानिसहरूले उत्तर दिए, “चूप लाग! एउटा शब्द पनि नबोले। हामीसित आऊ। हाम्रा पिता अनि हाम्रा पूजाहारी बना। तिमीले चुन्नुपर्छ। के तिमीलाई एउटा व्यक्तिको निम्ति मात्र पूजाहारी हुनु राम्रो छ? वा तिमीलाई इस्राएली मानिसहरूका एउटा सम्पूर्ण कुल समूहको पूजाहारी हुनु राम्रो छ?”

20 यस कुराले ती लेवी व्यक्ति खुशी भए। यसर्थ उसले एपोद, घर-मूर्तिहरू अनि चाँदीको मूर्ति लिए। तिनी दानका कुल समूहका ती मानिसहरूसित हिडे।

21 त्यसपछि दानका कुल समूहका छ सय मानिसहरू त्यो लेवी पूजाहारी सहित फर्किए अनि मीकाको घर छोडेर हिडे। तिनीहरूले आफ्ना स-साना नानीहरू, आफ्ना पशुहरू, अनि आफ्ना सबै चीजहरू तिनीहरूका अधि राखे।

22 दानका कुल समूहका मानिसहरू त्यस भूमि देखि केही टाढा सम्म गए। तर मीकाका नजिकमा बस्ने मानिसहरू एक साथ भेला भए। तब तिनीहरूले दानका मानिसहरूलाई खेद थाले, अनि तिनीहरूलाई पक्के।

23 मीकासित भएका मानिसहरूले दानका मानिसहरूलाई कराउँदै थिए। दानका मानिसहरू फर्किए तिनीहरूले मीकालाई भने, “के कष्ट पर्यो? तिमीहरू किन कराइरहेको छौ?”

24 मीकाले उत्तर दिए, “तिमी दानका मानिसहरूले मेरा मूर्तिहरू लग्यौ। ती मूर्तिहरू म आफैले बनाएको हो। तिमीहरूले मेरो पूजाहारीलाई पनि लग्यौ। अब मसित के रद्दो र? ‘कसरी तिमीहरूले मलाई के कष्ट पर्यो भनेर सोध्छौ?’ ”

25 दानका कुल समूहका मानिसहरूले भने, “तिमीले हामीसित बहस नगरेको राम्रो हो, हाम्रा केही मानिसहरू धेरै रिसाहा छन् यदि तिमीहरू हामी प्रति कराग्यो भने, ती मानिसहरूले तिमीहरूलाई आक्वमण गर्न सक्छन्। तिमीहरू अनि तिम्ना कुलहरूको हत्या हुन सक्छ।”

26 तब दानका मानिसहरू फर्के अनि आफ्नो बाटो लागे। ती मानिसहरू तिनका निम्ति अति शक्तिशाली छन् भन्नेकुरा मीकाले बुझे। यसर्थ तिनी घर फर्किए।

27 यसरी मीकाले बनाएका मूर्तिहरू दानका मानिसहरूले लगे। तिनीहरूले पूजाहारीलाई पनि लगे जो मीकासित बस्थे। त्यसपछि तिनीहरू लेशमा आए। तिनीहरूले लेशमा बस्ने मानिसहरूलाई आक्वमण गरे। ती मानिसहरू शान्तिसित रहेका थिए। तिनीहरूले कुनै आक्वमणको अपेक्षा गरेका थिएनन्। दानका मानिसहरूले आफ्ना तरवारद्वारा तिनीहरूको हत्या गरिदिए। त्यसपछि तिनीहरूले शहर जलाइदिए।

28 लेशमा बस्ने मानिसहरूलाई उद्धार गर्ने कोही थिएन। ती मानिसहरूबाट सहायता प्राप्त गर्नका निम्ति पनि तिनीहरू सीदोन शहर देखि अत्यन्त टाढा बस्थे। अनि लेशका मानिसको अरामका मानिसहरूसित कुनै सन्धि गरेका थिएनन्-यसर्थ ती मानिसहरूले तिनीहरूलाई सहायता गरेनन्। लेश शहर एउटा उपत्यकामा थियो जो बेतरहोब शहरको थियो। दानका मानिसहरूले त्यस स्थानमा एउटा नयाँ शहर निर्माण गरे। अनि त्यो शहर तिनीहरूको घर बन्यो।

29 दानका मानिसहरूले त्यो शहरलाई नयाँ नाउँ दिए। त्यो शहरलाई लेश भनिन्थ्यो तर तिनीहरूले त्यसको नाउँ परिवर्तन गरेर दान राखे। तिनीहरूले शहरको नाउँ तिनीहरूका पिता-पुर्खा इस्राएलका एक छोरा दानको नाउँमा राखे।

30 दानको कुल समूहका मानिसहरूले दान शहरमा एउटा मूर्ति बनाए। तिनीहरूले गेशोमका छोरा जोनाथनलाई आफ्ना पूजाहारी बनाए। गेशोम मोशाका छोरा थिए। जोनाथन अनि तिनका छोराहरूले इस्राएली मानिसहरूलाई भूमिबाट केदमा नलगे सम्म दानको कुल समूहका पूजाहारीहरू रहे।

31 दानका मानिसहरूले तिनीहरू स्वयंका निम्ति मीकाले निर्माण गरेको मूर्ति स्थापन गरे। परमप्रभुको मन्दिर शीलोमा रहेको समय भरि त्यो मूर्ति दान शहरमा थियो।

19

एक लेवी मानिस अनि तिनकी स्त्री सेविका

- 1 त्यस समयमा इसाएलका मानिसहरूका कुनै राजा थिएनन्।
एउटा लेवी व्यक्ति थिए जो एषेमको पहाडी देशको पछिल्लिर टाढा बस्थे। त्यस मानिसको एउटी स्त्री सेविकाको रूपमा थिइन् जो तिनको निम्ति पत्नी तुल्या थिइन्। ती सेविका यहा देशको बेतलेहेम शहरकी थिइन्।
- 2 तर तिनकी सेविकासित त्यो लेवी मानिसको बहस भयो। तिनले उसलाई छोडिदिइन् अनि यहाको बेतलेहेममा आफ्ना बाबुको घरमा फर्किइन्। उनी त्यहाँ चार महिनासम्म बसिन्।
- 3 तर तिनका पति तिनको पछि लागे। तिनी दयापूर्वक उनीसित बात गर्न चाहन्थे जसमा कि उनी तिनीकहाँ फर्केर आउनेछिन्। तिनले आफूसित आफ्ना सेवक अनि दुइवटा गधाहरू लगे। त्यो लेवी मानिस तिनका बाबुको घरमा आए। तिनका बाबुले त्यो लेवी मानिसलाई देखे अनि उसलाई अभिवादन जनाउन बाहिर निस्के। पिता अत्यन्तै खुशी थिए।
- 4 त्यस स्त्रीका बाबुले ती लेवी मानिसलाई घरभित्र लगे। ती लेवीका ससुराले तिनलाई बस्न आग्रह गरे। अनि ती लेवी मानिस तीन दिनसम्म बसे। तिनले खाए, पिए अनि आफ्ना ससुराको घरमा सुते।
- 5 चौथो दिनमा विहानै तिनीहरू उठे। त्यो लेवी मानिस जानलाई तयार हुँदै थियो। तर त्यो जवान स्त्रीका बाबुले आफ्ना जुवाइँलाई भने, “पहिला केही खाऊ। खाए पछि तिमी जान सक्छौ।”
- 6 यसर्थ ती लेवी अनि तिनका ससुरा एक साथ खान र पिउनका निम्ति बसे। त्यसपछि त्यो जवान स्त्रीका बाबुले त्यो लेवी मानिसलाई भने, “कृपया आज एकरात बस। र आराम स्वयं आनन्द गर। जानका निम्ति आज बेलुकी घर फर्क।” यसर्थ ती दुइ मानिसहरूले एकसाथ खाए।
- 7 ती लेवी हिडनलाई उठे तर तिनका ससुराले फेरि त्यो रात बस्न भनी कर गरे।
- 8 तब पाँचौँ दिनमा ती लेवी मानिस बिहान छिट्टै उठे। तिनी हिडनलाई तयार थिए। तर त्यस केटीका पिताले आफ्ना जुवाइँलाई भने, “पहिला केही भोजन र विश्राम गर अनि आज बेलुकीसम्म बस।” तिमी खाना खाए पछि जान सक्छौ।
- 9 त्यो लेवी मानिस, तिनकी स्त्री सेविका अनि तिनका सेवक हिडनलाई उठे। तर त्यस जवान स्त्रीका पिताले भने, “प्रायः रातपरि सक्यो। दिन प्रायः गइ सक्यो। यसर्थ राती यहाँ बस अनि स्वयं आनन्द गर। भोलि बिहान तिमी चाँडै उठ्न सक्छौ अनि आफ्नो बाटो जान सक्छौ।”
- 10 तर ती लेवी अझ अर्कोरात बस्न चाहँदैन थियो। तिनले आफ्नो दुई गधाहरू अनि आफ्नी सेविकालाई लगे। तिनले यबूस (यस्शलेमको अर्को नाउँ) सम्म यात्रा गरे।
- 11 दिन प्रायः बितिसकेको थियो। तिनीहरू यबूस शहरको नजिकमा थिए। यसकारण त्यो सेविकाले आफ्ना मालिक, ती लेवी, मानिसलाई भनिन्, “हामी यो यबूसी शहरमा बसौं। आजको रात यहाँ बसौं।”
- 12 तर उनको मालिक, ती लेवी मानिसले भने, “होइन! हामी यो अनौठो शहरभित्र जानेछैनौं। ती मानिसहरू इसाएली मानिसहरू होइन्न्। हामी गिबा शहरमा जानेछौं।”
- 13 लेवी मानिसले भने, “आऊ हामी गिबा वा रामासम्म पुग्ने चेष्टा गरौं। हामी यी शहरहरू मध्ये एउटामा रात बिताउन सक्ने छौं।”
- 14 यसर्थ ती लेवी मानिस अनि तिनका साथका मानिसहरू यात्रा गर्दै गए। सूर्य अस्ताउँदै थियो अनि तिनीहरू गिबा शहर भित्र पसे। गिबा त्यो झुलकामा छ जो बिन्यामीनका कुल समूहको अर्धीनमा छ।
- 15 यसर्थ तिनीहरू गिबामा बास बसे। तिनीहरूले त्यो शहरमा रात बिताउने योजना गरे। तिनीहरू त्यो शहरको चोकमा आए र बसे। तर कसैले पनि तिनीहरूलाई त्यो रात बस्न आफ्ना घरमा बोलाएनन्।
- 16 त्यो साँझ एक वृद्ध मानिस आफ्नो खेतबाट शहरमा आए। उसको घर एषेमको पहाडी देशमा थियो। तर अहिले ती गिबा शहरमा बस्दै थिए। (गिबाका मानिसहरू बिन्यामीनका कुल समूहका थिए।)
- 17 ती वृद्ध मानिसले शहरको चोकमा ती यात्री लेवी मानिसहरूलाई देखे। ती वृद्ध मानिसले सोधे, “तिमीहरू कहाँ गइरहेछौ? तिमीहरू कहाँबाट आयौ?”
- 18 त्यो लेवी मानिसले उत्तर दियो, “हामी यहाको बेतलेहेम शहरबाट यात्रा गर्दै आएका हौं। हामी घर गइरहेका छौं। म एषेमको पहाडी देश पारि निकै परको हुँ। म यहाको बेतलेहेममा आएको छु। र अहिले घर फर्कदैछु। र कसैले पनि हामीलाई रात बिताउने ठाउँ दिएनन्।
- 19 तर हामीसित हाम्रो गधाहरूको लागि चार दिनका निम्ति पराल र दाना छ। अनि मसित मेरी सेविका र मेरो सेवक र आफ्ना निम्ति रोटी र दाखरस छ।”
- 20 ती वृद्ध मानिसले भने, “मेरो घरमा बस्न तिमीहरूलाई स्वागत छ। तिमीहरूलाई चाहिएका कुनै पनि कुरा म दिनेछु। शहरको चोकमा राती नबस।”
- 21 तब त्यस वृद्ध मानिसले त्यो लेवी मानिस र तिनीको साथमा भएका मानिसहरूलाई आफ्नो घरमा लगे। उसले गधाहरूलाई खुवाए। तिनीहरूले आफ्ना खुट्टा धोए। त्यसपछि तिनीहरूले केही भोजन खाए अनि पिए।
- 22 त्यो लेवी मानिस र तिनीसित भएका मानिसहरू आनन्दित भइरहेको बेला त्यस शहरका केही मानिसहरूले त्यो घरलाई घेरे। ती अत्यन्त नरात्रा मानिसहरू थिए। तिनीहरूले ढोका धकेल्न थाले। तिनीहरूले त्यो वृद्ध मानिसलाई कराए त्यो घर जसको थियो। तिनीहरूले भने, “त्यो मानिसलाई बाहिर ल्याऊ, जो तिम्रो घरमा आएको छ। हामी त्यस व्यक्तिसित सहवास गर्न चाहन्छौं।”
- 23 त्यो वृद्ध मानिस बाहिर निस्के अनि ती नरात्रा मानिसहरूसित बात गरे। उसले भने, “होइन, मेरो मित्रहरू, यस्तो नरात्रा कुराहरू नगर! ती मानिसहरू मेरो घरका अतिथि हुन। यस्तो भयानक पाप नगर।
- 24 हेर यहाँ मेरी छोरी छे। उसले कहिले पनि अघि कसैसित सहवास गरेकी छैन। म त्यसलाई अब बाहिर तिमीहरू कहाँ ल्याउँछु। तिमीहरू जसरी चाहन्छौ त्यसलाई उपयोग गर्न सक्छौ। तर यी मानिसको विरुद्ध यस्तो भयानक पाप नगर।”
- 25 तर ती नरात्रा मानिसहरूले वृद्ध मानिसको कुरा सुनेनन्। यसर्थ त्यस लेवी मानिसले आफ्नी सेविकालाई समाले ती दुइ मानिसहरूसित बाहिर पठाइदिए। ती दुइ मानिसहरूले उसलाई घात पुर्याए अनि रातभरि उसलाई बलात्कार गरे। तब बिहान उज्यालो भए पछि तिनीहरूले उसलाई जान दिए।
- 26 बिहानको उज्यालो हुँदा त्यो स्त्री घरमा फर्केर आइन् जहाँ उसका मालिक बस्दैथिए। त्यो सामुनेको ढोकामा लडिन्। ती उज्यालो नहुञ्जेल त्यहाँ लडिरहीन्।
- 27 त्यो लेवी मानिस भोलिपल्ट बिहानै उठे। तिनी घर जान चाहन्थे। बाहिर जानलाई तिनले ढोका खोले। अनि ढोकाको सङ्घारमा एक हात झार्थे। त्यहाँ तिनकी स्त्री सेविका थिइन्। ती ढोकामा लडिरहेकी थिइन्।
- 28 त्यस लेवी व्यक्तिले उसलाई भने, “उठ! हामी जाऔं।” तर उसले उत्तर दिइन् तिनी मरिसकेकी थिइन्।
त्यो लेवी मानिसले आफ्नी स्त्री सेविकालाई गधामा राखे र घरतिर हिँडे।

29 जब तिनी आफ्नो घरमा आइपुगे तब तिनले एउटा छुरी लिए अनि आफ्नी श्री सेविकाको मृत शरीरलाई बाह्र टुक्का-टुक्का पारेर काटे। त्यस पछि तिनले त्यस श्रीको बाह्र टुक्का ती सबै क्षेत्रहरूमा पठाए जहाँ इस्त्राएलका मानिसहरू बस्थे।

30 त्यसलाई देखे हेरेकले यसो भने, “इस्त्राएलमा अघि यस्तो कहिले भएको थिएन। मिश्रदेशबाट निस्केर आएको समयदेखि हामीले यस्तो कुनै कुरा देखेका थिएनौं। यस विषयमा विचार गर अनि के गर्नु पर्ने हामीलाई भन।”

20

इस्त्राएल अनि बिन्यामीन माझ युद्ध

1 यसर्थ इस्त्राएलका समस्त मानिसहरू एक साथ मिले। तिनीहरू सबै मिस्रमा शहरमा परमप्रभुका समक्ष उभिन एक साथ आए। इस्त्राएलका चारै तिरबाट मानिसहरू आए। गिलादका इस्त्राएली मानिसहरू समेत त्यहाँ थिए।

2 इस्त्राएलका सम्पूर्ण कुल समूहहरूका अगुवाहरू त्यहाँ थिए। तिनीहरूले परमेश्वरका मानिसहरूको जन सभामा आफ्ना-आफ्ना स्थान ग्रहण गरे। तिनीहरूले त्यस ठाउँमा 4,00,000 सशस्त्र सैनिकहरू ल्याए।

3 बिन्यामीनका कुल समूहका मानिसहरूले यो सुने कि इस्त्राएलका मानिसहरू मिस्रामा एकसाथ भेट गरिरहेछन्। इस्त्राएलका मानिसहरूले भने, “हामीलाई भन यस्तो भयानक कुरा कसरी घट्यो।”

4 यसर्थ त्यो हत्या गरिएकी श्रीका पतिले तिनीहरूलाई त्यो घटना भने। तिनले भने, “मेरी श्री सेविका र म बिन्यामीनको इलाकामा गिबा शहरमा आयौं। हामीले त्यहाँ रात बितायौं।”

5 तर राती गिबा शहरवासीहरू त्यो घरमा आए जहाँ म बसेको थिएँ। तिनीहरूले घरलाई घेरे अनि मलाई मार्न चाहे। तिनीहरूले मेरी श्री सेविकालाई बलात्कार गरे अनि उसको मृत्यु भयो।

6 यसर्थ मैले मेरी श्री सेविकालाई लगे अनि उसको देहलाई टुक्का-टुक्का पारेर काटे। त्यसपछि मैले इस्त्राएलका प्रत्येक कुल समूहलाई एक एक टुक्का पठाएँ। हामीले प्राप्त गरेको भूमिहरूमा मैले बाह्र टुक्का पठाएँ। मैले त्यसो गरे किनभने बिन्यामीनका मानिसहरूले इस्त्राएलमा यस्तो भयानक काण्ड गरे।

7 अब इस्त्राएलका सबै मानिसहरू, बोलनुहोस। हामीले यसबारे के गर्नु पर्ने तिमीहरूले निर्णयदेऊ।”

8 तब, सबै मानिसहरू एकै समयमा उठे। तिनीहरूले एकसाथ भने, “हामी कोही पनि घर जाने छैनौं। अहँ, हामीमा एक जना पनि आफ्नो घर फर्कने छैन।

9 अब गिबा शहर प्रति हामी जे गर्छौं त्यो यस्तो छः हामीले ती मानिसहरू प्रति के गर्नु पर्ने हो परमेश्वरले हामीलाई देखाउनु भनी चिन्ता गर्ने छौं। 10 हामी इस्त्राएलका सबै कुल समूहका हरेक 100 जनामा 10 व्यक्तिहरू चुन्ने छौं। अनि हामी प्रत्येक 1,000 बाट 100 मानिसहरू चुन्नेछौं। हामी प्रत्येक 10,000 बाट 1,000 मानिसहरू चुन्नेछौं। हामीले चुनेका ती मानिसहरूले सेनाहरूले जस्तै आपूर्ति सामग्रीहरू पाउनेछन्। तब ती मानिसहरू बिन्यामीनको इलाका गिबामा जानेछन् र सेनाले इस्त्राएलका मानिसहरू माझ गरेको त्यो भयानक कार्यका निम्ति ती मानिसहरूलाई दण्ड दिनेछन्।”

11 यसर्थ इस्त्राएलका सबै मानिसहरू गिबा शहरमा एकसाथ भेला भए। तिनीहरू सबै तिनीहरूले गर्ने कुरामा सहमत भए।

12 इस्त्राएलका कुल समूहहरूले बिन्यामीनका कुल समूहका मानिसहरूकहाँ सन्देश दिएर मानिसहरू पठाए। सन्देश यस्तो थियोः “तिमीहरूका मानिसहरूले गरेको यो भयानक कर्म के हो?”

13 गिबाका ती दुइ मानिसहरूलाई हामी भए कहाँ पठाऊ। हामीलाई ती मानिसहरू देऊ हामी तिनीहरूलाई मार्न सकौं। हामीले इस्त्राएलका मानिसहरू माझको दुःखता हटाउने पर्छ।”

तर बिन्यामीनका कुल समूहका मानिसहरूले आफ्ना कुल इस्त्राएलका अन्य मानिसहरूका कुरा सुनेनन्।

14 बिन्यामीन कुल समूहका मानिसहरूले आफ्ना शहरहरू छाडे अनि गिबा शहरमा गए। तिनीहरू गिबामा इस्त्राएलका अन्य कुल समूहहरूसित युद्ध गर्न गए।

15 बिन्यामीन कुल समूहका मानिसहरूले 26,000 सैनिकहरू भेला गरे। ती सबै सैनिकहरू युद्धमा तालिम प्राप्त थिए। तिनीहरूसित गिबाका 700 प्रशिक्षित सैनिकहरू पनि थिए।

16 त्यसमा देब्रेहातद्वारा लडन सक्ने 700 प्रशिक्षित सैनिकहरू पनि थिए। तिनीहरू हेरेकले अति कुशलतासित घुँयेत्रोको प्रयोग गर्न सक्थे। तिनीहरू सबैले एउटा कपाललाई पनि नचुकने गरि ढुङ्गा हान्न घुँयेत्रो प्रयोग गर्न सक्थे।

17 बिन्यामीनका कुल समूहका सैनिकहरू बाहेक सबै इस्त्राएलका कुल समूहहरूका 4,00,000 सशस्त्र अनि लडकु सैनिकहरू भेला भएका थिए। हरेक सैनिक प्रशिक्षित सैनिक थिए।

18 इस्त्राएली मानिसहरू बेतेल शहरसम्म गए। बेतेलमा तिनीहरूले परमेश्वरसित सोधे, “बिन्यामीनका कुल समूहलाई आक्वमण गर्ने पहिलो कुल समूह कुन हुने छ?”

परमप्रभुले उत्तर दिनुभयो, “यहूदाका कुल समूह पहिला जानेछ।”

19 भोलीपल्ट विहानै इस्त्राएलका मानिसहरू उठे। तिनीहरूले गिबा शहरको नजिकमा छाउनी हाले।

20 तब इस्त्राएली सेना बिन्यामीन सेनासित युद्ध गर्न गए। इस्त्राएली सेनाहरू बिन्यामीन सेनाहरूको विरुद्ध गिबा शहरमा तयार भए।

21 बिन्यामीन सेनाहरूले 22,000 इस्त्राएली सैनिकहरूलाई त्यस दिनको युद्धमा मारे।

22-23 इस्त्राएलका मानिसहरू परमप्रभुकहाँ गए। तिनीहरू साँझ नभएसम्म रोए। तिनीहरूले परमप्रभुसँग सोधे, “हामी फेरि बिन्यामीनका मानिसहरूको विरुद्ध युद्ध गर्नु? ती मानिसहरू हाम्रा आफन्तहरू हुन्।”

परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, तिनीहरूको विरुद्ध युद्ध गर।” इस्त्राएलका मानिसहरूले एक अर्कालाई उत्साह प्रदान गरे। त्यसपछि तिनीहरू फेरि पहिलो दिन युद्ध गरेको जस्तै युद्ध गर्न गए।

24 तब इस्त्राएलका सेनाहरू बिन्यामीनका सेनाका नजिक आए। यो युद्धको दोस्रो दिन थियो।

25 बिन्यामीनका सेनाहरू दोस्रोदिन इस्त्राएलका सेना माथि आक्रमण गर्न गिबा शहरको बाहिर आए। यसपल्ट बिन्यामीनका सेनाले इस्त्राएलका अरू 18,000 सेनाहरू मारिदिए। ती सबै मानिसहरू इस्त्राएली सेनाका प्रशिक्षित सैनिकहरू थिए।

26 त्यसपछि इस्त्राएलका सबै मानिसहरू बेतेल शहरसम्म गए। त्यस स्थानमा तिनीहरू बसे अनि परमप्रभु प्रति रोइ-कराइ गरे। तिनीहरूले दिनभरि साँझ नभएसम्म केही भोजन गरेनन्। तिनीहरूले परमप्रभुलाई होमबलि अनि मेलबलि पनि अर्पण गरे।

27 इस्त्राएलका मानिसहरूले परमप्रभुसित एक प्रश्न गरे। (ती दिनहरूमा परमेश्वरको करारको सन्दर्भ बेतेलमा थियो।

28 त्यहाँ परमेश्वरको सेवा गर्ने पूजाहारी पीनहास थिए। पीनहास एलाजारका छोरा थिए। एलाजार हासुनका छोरा थिए। इस्त्राएलका मानिसहरूले सोधे, “बिन्यामीनका मानिसहरू हाम्रा आफन्त हुन्। हामी तिनीहरूको विरुद्ध युद्ध गर्न फेरि जानु? कि हामीले युद्ध गर्न बन्द गर्नु?”

परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, भोलि तिनीहरूलाई पराजित गर्न म तिमीहरूलाई सहयोग गर्नेछु।”

29 तब इस्राएलका सेनाले गिबा शहरको वरिपरि केही मानिसहरूलाई लुक्न लगाए।

30 इस्राएलका सेना तेस्रो दिन गिबा शहरको विरुद्ध लडाईं गर्न गए। तिनीहरूले अघि गरे जस्तै युद्धका निम्ति तिनीहरू तयार भए।

31 बिन्यामीनका सेनाहरू इस्राएलका सेनाहरूको विरुद्ध लड्न गिबा शहर बाहिर आए। इस्राएलका सेना पछिसे अनि बिन्यामीनका सेनाद्वारा तिनीहरू खेदिन थाले। यसप्रकारले शहरलाई धेरै पछि छाड्न बिन्यामीनका सेनाप्रति छल गरियो अनि बिन्यामीनका सेनाहरूले पहिला गरे जस्तै इस्राएली सेनाहरूको हत्या गर्न शुरू गरे। तिनीहरूले इस्राएलका प्राय तीस जना मानिसहरू मारे। तिनीहरूले केही मानिसहरूलाई खेतमा मारे अनि केही मानिसहरूलाई बाटोमा मारे। एउटा बाटो बेटेल शहरतिर गएको थियो अनि अर्को बाटो गिबा शहर तिर गएको थियो।

32 बिन्यामीनका मानिसहरूले भने, “हामी अघि जस्तै जित्दै छौं।”

इस्राएलका मानिसहरू भाग्दै थिए, तर त्यो एक छल थियो। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई तिनीहरूका शहरदेखि टाढा बाटोहरूमा लान चाहन्थे।

33 यसर्थ सबै मानिसहरू भागे। तिनीहरू बाल तामार नाउँको स्थानमा रोकिए। इस्राएलका केही मानिसहरू गिबाको पश्चिममा लुकिरहेका थिए। तिनीहरू आफू लुकेका स्थानहरूबाट दूगरे अनि गिबा माथि आक्वमण गरे।

34 इस्राएलका 10,000 उत्तम शिक्षा पाएका सैनिकहरूले गिबा माथि आक्वमण गरे। युद्ध घमासान भयो। तर बिन्यामीनका सेनालाई तिनीहरू माथि कस्तो भयानक घटना घट्नेवाला छ त्यो थाहा थिएन।

35 परमप्रभुले इस्राएलका सेनाको प्रयोग गर्नु भए बिन्यामीनका सेनालाई पराजित गरिदियो। त्यसदिन इस्राएलका सेनाले बिन्यामीनका 25,100 सैनिकहरूलाई मारिदिए। ती सबै सैनिकहरूलाई युद्धका निम्ति प्रशिक्षित तुल्याइएको थियो।

36 यसर्थ बिन्यामीनका मानिसहरूले तिनीहरू पराजित भएको देखे।

इस्राएलका सेना पछिहटेका थिए। तिनीहरू पछिहटे किनभने तिनीहरूले अचानक-आक्वमण गरेका थिए। तिनीहरूका लुकेका मानिसहरू गिबाको नजिक थिए।

37 ती मानिसहरू, जो लुकेका थिए गिबा शहर तिर लुकेर गए। तिनीहरू छरपष्ट भए अनि शहरमा भएका हरेकलाई आफ्नो तरवारद्वारा मारिदिए।

38 अब इस्राएलका मानिसहरूले ती लुकेका मानिसहरूका साथ एक योजना बनाए। जब तिनीहरूले गीबालाई अधिकार गरे लुकेका मानिसहरूले एउटा धूर्वाको चिन्ह पठाए।

39-41 बिन्यामीनका सेनाले प्रायः तीसजना इस्राएली सैनिकहरू मारेका थिए। यसर्थ बिन्यामीनका मानिसहरू भन्दै थिए, “हामी अघि जस्तै विजय गरिरहेछौं।” तर त्यसैबेला शहरबाट धूर्वाको दूला बाल्ल माथि उठ्न थाल्यो। बिन्यामीनका मानिसहरू घुमेर फर्किए अनि त्यो धूर्वा देखे। सम्पूर्ण शहर आगोको ज्वालामा थियो। तब इस्राएलका सेना भाग्न छाडे। तिनीहरू फर्किए र लड्न शुरू गरे। बिन्यामीनका मानिसहरू भयभीत भए। अब तिनीहरूले बुझे तिनीहरू प्रति कस्तो भयानक कुरा घट्नेछ।

42 यसर्थ बिन्यामीनका सेना इस्राएली सेना देखि भागे। तिनीहरू मरुभूमि तिर भागे। तर तिनीहरू लड्नुबाट उम्कन सकेनन्। अनि इस्राएलका मानिसहरू शहरहरूबाट बाहिर निस्के र तिनीहरूलाई मारिदिए।

43 इस्राएलका मानिसहरूले बिन्यामीनका मानिसहरूलाई घेरामा पारे अनि तिनीहरूलाई खेद लागे। तिनीहरूले तिनीहरूलाई विश्राम गर्न दिएनन्। तिनीहरूले गिबा पूर्वको इलाकामा तिनीहरूलाई परस्त गरे।

44 यसरी 18,000 साहसी अनि बलवान बिन्यामीन लड्नु सैनिकहरू मारिए।

45 बिन्यामीनका सेना फर्किए अनि मरुभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नाउँ गरेको स्थान तिर भागे। तर इस्राएलीहरूले बाटो तिर बिन्यामीनका 5,000 सैनिकहरूलाई मारिदिए। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई खेदिन गरे। तिनीहरूले गिदोम नाउँ गरेको स्थानसम्म तिनीहरूलाई खेदे। इस्राएली सेनाले त्यस स्थानमा अरु 2,000 बिन्यामीनका मानिसहरूलाई पनि मारे।

46 त्यस दिन बिन्यामीन सेनाका 25,000 मानिसहरू मारिए। ती सबै मानिसहरूले आफ्ना तरवारद्वारा साहससित युद्ध गरे।

47 तर बिन्यामीनका 600 मानिसहरू मरुभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नामक स्थानमा गए अनि त्यहाँ चार महीनासम्म रहे।

48 इस्राएलका मानिसहरू बिन्यामीनको देशमा फर्केर गए। तिनीहरूले तिनीहरू गएका हरेक शहरका मानिसहरूलाई मारे। तिनीहरूले सम्पूर्ण पशुहरूलाई पनि मारे। तिनीहरूले आफूले भेट्टाएसम्मका हरेक वस्तु नष्ट गरिदिए। तिनीहरू आइपुगेका हरेक शहरलाई तिनीहरूले जलाइदिए।

21

बिन्यामीनका मानिसहरूका निम्ति पत्नीहरू प्राप्त गर्नु

1 मिस्रामा इस्राएलका मानिसहरूले एक शपथ खाएका थिए। तिनीहरूको शपथ यस्तो थियो: “हामीहरूमा कसैले पनि आफ्नी छोरीलाई बिन्यामीनका कुल समूहका कुनै व्यक्तिसित विवाह गर्न दिने छैनौं।”

2 इस्राएलका मानिसहरू बेटेल शहरमा गए। तिनीहरू त्यहाँ सौँझ नभए सम्म परमेश्वर समझ बसे। तिनीहरू त्यहाँ बस्दा जोडले कराए।

3 तिनीहरूले परमेश्वरलाई भने, “परमप्रभु तपाईं इस्राएलका मानिसहरूका परमेश्वर हुनुहुन्छ। हामी माथि किन यस्तो भयानक कुरा घट्यो? इस्राएली मानिसहरूको एउटा कुल समूहलाई किन लगियो?”

4 अर्को दिन बिहानै इस्राएलका मानिसहरूले एक वेदी निर्माण गरे। तिनीहरूले त्यो वेदीमा परमेश्वरका निम्ति होमबलि अनि मेलबलि चढाए।

5 तब इस्राएलका मानिसहरूले भने, “के, कुनै कुल समूह यस्ता छन् जो परमप्रभुको समझ हामीसित भेट्न आएनन्?” तिनीहरूले यो प्रश्न गरे किनभने तिनीहरूले एउटा महा शपथ खाएका थिए। तिनीहरूले यो प्रतिज्ञा गरेका थिए कि मिस्रमा शहरमा जो अन्य कुल समूहहरू साथ आएनन् तिनीहरूलाई मारिनेछ।

6 तब, इस्राएली मानिसहरूले तिनीहरूका आफन्त, बिन्यामीनका मानिसहरू प्रति दुःखीत भए। तिनीहरूले भने, “आज इस्राएलबाट एक कुलसमूह हटाइएको छ।

7 हामीले परमप्रभुको समझ एक भाकल गर्थौं। हामीले हाम्रा छोरीहरूलाई बिन्यामीनका कुनै मानिससित विवाह गर्न नदिने शपथ खाएको छौं। बिन्यामीनका मानिसहरूले पत्नीहरू पाउने छन् भनी हामी कसरी निश्चित हुन सक्छौं?”

8 तब इस्राएलका मानिसहरूले सोधे, “इस्राएलका कुन कुल समूह यहाँ मिस्रामा आएन? हामी परमप्रभुको समझ आएका छौं। निश्चयनै एक कुल यहाँ थिएन।” तब तिनीहरूले थाहा पाए कि इस्राएलका अन्य मानिसहरूसँग भेट गर्न याबेश गिलाद शहरबाट कोही पनि आएन।

9 इस्राएलका मानिसहरूले त्यहाँ को थियो अनि को थिएन त्यो हेर्नलाई हरेकको गन्ती गरे। तिनीहरूले थाहा पाए कि याबेश गिलादको त्यहाँ कोही थिएन।

10 यसर्थ इस्राएलका मानिसहरूले याबेश गिलाद शहर तर्फ 12,000 सैनिकहरू पठाए। तिनीहरूले ती सैनिकहरूलाई भने, “याबेश गिलादमा जाऊ अनि तिनीहरूको तरवारलाई प्रयोग गरी त्यहाँ बसे हरेक व्यक्ति, स्त्री एवं केटाकेटीहरू समेतलाई मार।

11 तिमीहरूले यसो गर्नुपर्छ। तिमीहरूले यावेश गिलादका हरेक मानिसलाई मारु पर्छ। हरेक स्त्री जसले कुनै मानिसको साथ सहवास गरेकी छिन् उसलाई पनि मारिदेऊ। तर जुन स्त्रीले कहिले पनि कुनै मानिससित सहवास गरेकी छैन भने उसलाई नमार।” यसर्थ ती सैनिकहरूले ती कुराहरू गरे।

12 ती 12,000 सैनिकहरूले यावेश गिलाद शहरमा चारसय जवान महिलाहरूलाई भेट्टाए जसले कुनै लोग्ने मानिससित कहिले पनि सहवास गरेका थिएनन्। ती सैनिकहरूले ती स्त्रीहरूलाई कनानको भूमिमा शीलोको छाउनीमा ल्याए।

13 तब इस्राएली मानिसहरूले बिन्यामीनका मानिसहरूलाई एउटा सन्देश पठाए। तिनीहरूले बिन्यामीनका मानिसहरूसित शान्ति सन्धिको प्रस्ताव गरे। बिन्यामीनका मानिसहरू रिम्मोनको चट्टान नामक स्थानमा थिए।

14 यसर्थ बिन्यामीनका मानिसहरू इस्राएलमा फर्केर आए। इस्राएलका मानिसहरूले तिनीहरूलाई तिनीहरूले नमारेका यावेश गिलादका स्त्रीहरू प्रदान गरे। तर बिन्यामीनका सबै मानिसहरूका निम्ति पर्याप्त थिएन।

15 इस्राएलका मानिसहरू बिन्यामीनका मानिसहरू प्रति दुःखीत थिए। तिनीहरू, तिनीहरू प्रति दुःखीत भए किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलका अन्य कुल समूहहरूबाट पृथक पारिदिनु भएको थियो।

16 इस्राएलका मानिसहरूका प्रमुखहरूले भने, “बिन्यामीनका कुल समूहका स्त्रीहरू मारिए। बिन्यामीनका मानिसहरूका निम्ति, जो अझ जीवित छन्, हामीले कसरी पत्नीहरू प्राप्त गराइदिनु?”

17 बिन्यामीनका मानिसहरू, जो अझ जीवितछन्, सन्तानहरू हुनुपर्छ, आफ्ना कुललाई राख्न यस्तो गर्नु पर्छ जसद्वारा इस्राएलका कुल समूह लोप हुनेछैन।

18 तर हामी हाम्रा छोरीहरूलाई बिन्यामीनका मानिसहरूसित विवाह गरी दिन सक्तैनौं। हामीले यस्तो शपथ खाएको छौं: ‘कुनै व्यक्ति माथि पनि नराम्रो घटना घट्नेछ जसले बिन्यामीनका कुनै मानिसलाई पत्नी दिन्छ।’

19 तिमीहरूले भने, हेर, शीलोमा परमप्रभुको उत्सव केही दिनसम्म चलनेछ।” (शीलो बेटेलको उत्तरमा छ अनि बेटेल देखि शक्रेम जाने बाटोको पूर्वमा छ। तर लबानोन शहरको दक्षिणमा छ।)

20 यसर्थ ती बूढा-प्रधानहरूले बिन्यामीनका मानिसहरूलाई त्यो आफ्ना उपायको बारेमा भने। तिनीहरूले भने, “जाऊ अनि दाखबारीहरूमा लुकी बस।

21 उत्सवको बेला जब शीलोका जवान स्त्रीहरू नाचमा सामेल हुन आउँछन् त्यो समयमा हेर। तब दाखबारीमा जहाँ तिमीहरू लुकिरहेका छौ, त्यहाँबाट दगर। तिमीहरू हरेकले शीलो शहरका एक एकजना जवान स्त्री लेऊ। ती जवान स्त्रीहरूलाई बिन्यामीनको देशमा लैजाऊ अनि तिनीहरूसित विवाह गर।

22 ती जवान स्त्रीहरूका बाबु वा दाज्य-भाईहरू आएर हामी प्रति विरोध जनाए भने। हामी भन्नेछौं, ‘बिन्यामीनका मानिसहरू प्रति दयालु हुनुहोस्। तिमीहरूलाई ती स्त्रीहरूसित विवाह गर्न दिनुहोस्। तिनीहरूले तिमीहरूबाट स्त्रीहरू लगे, तर तिनीहरूले तिमीहरूको विरुद्ध युद्ध गरेनन्। तिनीहरूले स्त्रीहरू लगे, यसर्थ तिमीहरूले परमेश्वर प्रतिको तिम्नो शपथ भङ्ग गरेनौं। तिमीहरूले तिनीहरूलाई विवाह गर्न स्त्रीहरू दिनेछैनौं भनी शपथ खाएका थियौं। तिमीहरूले बिन्यामीनका मानिसहरूलाई स्त्रीहरू दिएनौं, तिनीहरूले स्त्रीहरू तिमीहरूबाट लगे। यसर्थ तिमीहरूले तिमीहरूको शपथ भङ्ग गरेनौं।’”

23 यसर्थ बिन्यामीनका मानिसहरूले जे गरे त्यो यस्तो छ। जब ती जवान स्त्रीहरू नाच्दै थिए तब प्रत्येक मानिसले ती एउटी-एउटी केटीलाई समाते। तिनीहरूले ती जवान स्त्रीहरूलाई लगे। अनि तिनीहरूसित विवाह गरे। तिनीहरू आफ्ना देशतिर फर्किए। बिन्यामीनका मानिसहरूले त्यो देशमा फेरि शहरहरू निर्माण गरे, अनि तिनीहरू ती शहरहरूमा बसे।

24 तब इस्राएलका मानिसहरू घर फर्के। तिनीहरू तिनीहरूका आफ्नै देश अनि कुल समूहमा फर्के।

25 ती दिनहरूमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। यसर्थ हरेकले त्यही गर्थे जो उसले सही सम्झन्थ्यो।

स्वको पुस्तक

यहदाभित्र अनिकाल

- 1 धेरै अधि न्यायकर्ताहरूले शासन गरेको समयमा त्यहाँ नराप्रो समय थियो जब खानका निम्ति पर्याप्त खाद्य थिएन। एलीमिलेक नाउँका एक व्यक्तिले बेतलेहेम, यहदा छाडे। तिनी, तिनकी पत्नी अनि दुइजना छोराहरू मोआबको पार्वत्य देशमा बसोई सरेर गए।
- 2 त्यो मानिसको नाउँ एलीमिलेक थियो अनि त्यो मानिसको पत्नीको नाउँ नाओमी थियो अनि दुइ छोराहरूको नाउँ महलोन र किल्योन थियो। यी मानिसहरू यहदाको बेतलेहेमका, ओप्राती परिवारका थिए। त्यो परिवार मोआबको खेतहरूमा यात्रा गरे अनि त्यही बसोबास गरे।
- 3 पछि, नाओमीको पति एलीमिलेकको मृत्यु भयो। यसर्थ नाओमी अनि तिनका दुइ छोराहरू मात्र रहे।
- 4 तिनका छोराहरूले मोआब देशकी स्त्रीहरूसँग विवाह गरे। एक जनाको पत्नीको नाउँ ओर्पो अनि अर्कोकी पत्नीको नाउँ रूथ थियो। तिनीहरू मोआबमा लग-भग दशवर्ष बसे।
- 5 अनि महलोन र किल्योनको पनि मृत्यु भयो। यसर्थ आफ्ना पति अनि दुइ छोराहरू बिना नाओमी एक्ली भइन्।

नाओमी घर जान्छिन्

- 6 नाओमीले मोआबको खेतहरूमा हुँदा परमप्रभुले आफ्ना मानिसहरूलाई सहायता गर्नु भएको थियो भन्ने सुनिन्। उहाँले यहदामा आफ्ना मानिसहरूलाई भोजन दिनु भएको थियो। यसर्थ नाओमीले मोआबको खेतहरू छाडी आफ्नो घर फर्किने निश्चय गरिन्। तिनकी बुहारीहरूले पनि तिमीसित जाने निश्चय गरे।
- 7 तिनीहरूले आफूहरू बसिरहेको स्थान त्याग गरे अनि यहदा देशमा फर्कन थाले।
- 8 तब नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू दुबै आफ्नी आमाको घर फर्केर जानसक्छौ। तिमीहरूले म अनि मेरा मृत छोराहरू प्रति दया गर्थौ। यसर्थ परमप्रभु तिमीहरू प्रति त्यस्तै दयावान रहनु भनी म प्रार्थना गर्छु।
- 9 म प्रार्थनागर्छु कि उहाँले तिमीहरूलाई एक-एक पति अनि राम्रो घर प्राप्त गर्नमा सहायता गर्नुहुनेछ।” नाओमीले आफ्ना बुहारीहरूलाई म्वाई खाईन अनि ती सबै स्न थाले।
- 10 तब ती बुहारीहरूले भने, “तर हामी तपाईंसित तपाईंको कुलमा नै जान चाहन्छौ।”
- 11 तर नाओमीले भनिन्, “होइन! छोरीहरू, तिमीहरू आफ्नै घरमा जाऊ। मसित किन जान्छौ? म तिमीहरूलाई सहायता गर्न सकिनेँ। मसित तिमीहरूका पति बन्ने छोराहरू छैनन्।
- 12 घर फर्की जाऊ। नयाँ पतिसित विवाह गर्नका निम्ति म बुद्धा भइसकेकी छु। यदि म फेरि विवाह गर्न सक्ने भए तापनि म तिमीहरूलाई सहायता गर्न सकिन्। यदि म आज राती गर्भवती भएर दुइ छोराहरू जन्माएँ भने पनि त्यसले केही सहयोग पुर्याउन सक्नेँ।
- 13 तिनीहरूले तिमीहरूलाई विवाह गर्न भन्दा पहिलो तिनीहरू बढेर ठूलो नहुञ्जेलसम्म पर्खनु पर्नेछ। म तिमीहरूलाई पतिहरूका निम्ति त्यति लामो समयसम्म पर्खाउन सकिनेँ। त्यसले म तिमीहरू भन्दा अझै शोकाकुल हुनेछु। अनि म अहिले नै अति शोकाकुल छु किनभने परमप्रभुले मलाई धेरै कुराहरू गर्नु भएको छ।”
- 14 यसर्थ ती स्त्रीहरू फेरि एकदमै रोए। तब ओर्पोले नाओमीलाई म्वाई खाईन अनि गइन्। तर रूथले तिनलाई अंगालो हालिन र छोडिदिन।
- 15 नाओमीले भनिन्, “हेर तिमी जेठानी आफ्ना मानिसहरू अनि आफ्ना परमेश्वर कहाँ फर्केर गइन्। यसर्थ तिमीले पनि त्यसै गर्नुपर्छ।”
- 16 तर रूथले भनिन्, “तपाईंलाई छाड्न मलाई कर नलगाउनु होस। मलाई मेरा मानिसहरू तर्फ फर्किर जान कर नगर्नु होस। मलाई तपाईंसित नै जानदिनु होस। तपाईं जहाँ जानुहुन्छ, म त्यही जानेछु। तपाईं जहाँ सुत्नु हुन्छ, म त्यही सुत्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्। तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्।
- 17 तपाईंको जहाँ मृत्यु हुन्छ म त्यही मर्नेछु। अनि म त्यही गाडिनेछु। यदि मैले यो प्रतिज्ञा पालन गरिन भने म परमप्रभुसित दण्डको याचना गर्छु केवल मृत्युले मात्र हामीलाई छुट्याउने छ।”

घर फर्काई

- 18 नाओमीले देखिन् कि रूथ तिनीसित जान खबै चाहन्छिन्। यसर्थ नाओमीले तिनीसित बहस गर्न छाडिन्।
- 19 नाओमी र रूथ बेतलेहेम शहर आई नगुरेसम्म यात्रा गरे। जब ती दुई स्त्रीहरूले बेतलेहेममा प्रवेश गरे सबै मानिसहरू अत्यन्त उत्साहित भए। तिनीहरूले भने, “के यो नाओमी हो?”
- 20 तर नाओमीले मानिसहरूलाई भनिन्, “मलाई ‘नाओमी’ भनि नबोलाऊ, मलाई ‘मारा’ भनि बोलाऊ। यो नाउँ प्रयोग गर किनभने सर्वशक्तिमान परमेश्वरले मेरो जीवनलाई उदास तुल्याइदिनु भएको छ।
- 21 जब म गएँ त्यसबेला मैले चाहेका हेरक कुरा मसित थियो। तर अहिले, परमप्रभुले मलाई रिक्तो ल्याउनु भएको छ। परमप्रभु मेरो विरोधमा हुनुहुन्छ। यसर्थ तिमीहरूले मलाई किन ‘सुखी’ भन्छौ? सर्वशक्तिमान परमेश्वरले मलाई दण्ड दिनु भएको छ।”
- 22 यसरी नाओमी अनि तिनकी बुहारी, रूथ (मोआबकी पत्नी) मोआबका खेतहरूबाट फर्किए ती दुइ स्त्रीहरू जौ को बाली कट्ने समयमा बेतेलममा आए।

2

रूथले बोअजनलाई भेटिन्छन्

- 1 बेतलेहेममा एकजना धनी मानिस थिए। तिनको नाउँ बोअज थियो। बोअज नाओमीका एलीमिकका परिवारका नजिकका आफन्तहरू मध्ये एक थिए।
- 2 एकदिन रूथले (मोआबी स्त्री) नाओमीलाई भनिन्, “म खेतहरूतिर जानलाई सोच्दैछु। हुन सक्छ म कसैलाई भेट्ने छु जो म प्रति दयालु हुने छन् अनि उनले आफ्नो खेतमा अन्न मलाई सिला गर्न दिनेछन्।”
- नाओमीले भनिन्, “राम्रो छोरी, जान सक्छौ।”
- 3 यसर्थ रूथ खेतमा गइन्। तिनी काम गर्नेहरूको पछि-पछि लागिन् अनि तिनले त्यहाँ छाडिएका अन्नहरू जम्मा गरिन्। यस्तो भयो कि तिनी खेतको त्यस भागमा पुगिन् जो एलीमिलेकका परिवारको बोअजको खेत थियो।

- 4 पछि, बोअज बेतलेहेमबाट खेतमा आए। तिनले काम गर्नेहस्ताई अभिवादन गरे। तिनले भने, “परमप्रभु तिमिहरूका साथ रहन्।” अनि कामदारहरूले उत्तर दिए, “परमप्रभुले तपाईंलाई आशिष दिऊन्।”
- 5 तब बोअजले तिनका सेवक जो कामदारको नाईकेसँग कुरा गरे र सोधे, “त्यो कसकी छोरी हो?”
- 6 ती नोकरले उत्तरदिए, “यी मोआबी स्त्री हुन जो मोआबको खेतहरूबाट नाओमीसित आएकी छिन्।
- 7 ती आज बिहानै आईन अनि तिनले मलाई कर्मीहरूको पछिलागेर भईमा छाडिएका अन्नहरू जम्मा गर्न सक्छु भनी सोधीन अनि त्यतिबेला देखि तिनिले काम गर्दै छिन्। उपरको घर उसको हो।”
- 8 तब बोअजले स्थलाई भने, “सुन नानी। आफ्नो निम्ति अन्न संग्रह गर्न यहाँ मेरो खेतमा बस। तिमिलाई अन्न मानिसको खेतमा जान खाँचो छैन। मेरा श्री खेतालाहरूको पिछा गर।
- 9 कुन खेतमा तिनीहरू जान्छन् हेर अनि तिनीहरूलाई पछ्याऊ। तिमिलाई दिक्दारी नदिनु भनी मैले जवान मानिसहरूलाई चेतवनी दिएको छु। जब तिमिलाई तिखाँ लाग्छ, मेरा मानिसहरूले पानी पिउने घैलाबाट नै पिउनु।”
- 10 तब स्थले भई तिर निहुरिएर शिर झुकाइन्। तिनले बोअजलाई भनिन्, “मलाई आश्चर्यलाग्यो तपाईंले मलाई ध्यानदिनु भयो। म एक नौली महिला हुँ। तर तपाईंले मलाई खब्रे दया गर्नु भयो।”
- 11 बोअजले तिनलाई उत्तर दिए, “तिमीले नाओमी, तिमी अमालाई सहायता गरेको विषयमा मलाई सबै थाहा छ। म जान्दछु तिमा पतिको मृत्यु भएपछि पनि तिमिले उनलाई सहायता गर्यौं। अनि म जान्दछु कि तिमिले आफ्ना पिता-माता एवं आफ्नै देश पनि त्याग गर्यौं र यस देशमा आयौं। तिमिले यस देशका कुनै व्यक्तिलाई चिन्दैन थियौं, तर तिमि नाओमीसित यहाँ आयौं।
- 12 तिमिले गरेका सबै असल कुराको निम्ति परमप्रभुले तिमिलाई पुरष्कृत तुल्याउनु हुनेछ। इस्राएलका परमप्रभु मेरोवरले तिमिलाई प्रशस्त दिनुहुनेछ। तिमि उहाँ कहाँ सुरक्षाको निम्ति आयौं अनि उहाँले तिप्रो सुरक्षा गर्नु हुनेछ।”
- 13 तब स्थले भनिन्, “महाशय, तपाईं मेरो निम्ति अत्यन्त दयावन्त हुनु भयो। म केवल एक सेविका हुँ। म तपाईंका यी स्त्री कामदार जतिको पनि छुईनँ। तर तपाईंले मलाई दयापूर्ण वचन भनेर मलाई सान्त्वना दिनुभयो।”
- 14 दिनको खानको समयमा बोअजले स्थलाई भने, “यहाँ आऊ, हामीसित केही रोटी खाऊ। रोटी सिर्कांमा भिजाएर खाऊ।” यसर्थ स्थ ती कामदारहरूसँग बसिन्। बोअजले तिनलाई केही भुटेका अन्न दिए। स्थले नघ्याएसम्म खाइन् अनि त्यहाँ केही भोजन उब्रिए।
- 15 तब स्थ उठिन् अनि काममा फर्कि गइन्।
- तब बोअजले आफ्ना सेवकहरूलाई भने, “स्थलाई अन्नका बिटा वरिपरि पनि अन्न संग्रह गर्न देऊ। उसलाई नरोक्नु।
- 16 अनि उसलाई केही दानाले भरिएका बाली काटेर उसको काम हलुका गरिदेऊ। उसलाई त्यो अन्न जम्मा गर्न देऊ। उसलाई नरोक्नु।”

नाओमीले बोअजको बारेमा सुन्छिन्

- 17 साँझ नतरेसम्म स्थले खेतमा काम गरि रहिन्। त्यसपछि तिनले भूसबाट अन्न अलग गरिन्। त्यहाँ लगभग एक एका जति जाँ थियो।
- 18 स्थले सासुलाई दिईन अनि त्यो अन्न बोकेर शहर तिर लागिन्। तिनले उनलाई त्यो भोजन पनि दिइन् जो दिनको खाजाबाट उब्रिएको थियो।
- 19 तिनकी सासुले तिनलाई सोधिन्, “तिमीले कहाँबाट यी सबै अन्न जम्मा गर्यौं? तिमिले कहाँ काम गर्यौं? त्यस मानिसलाई धन्य होस् जसले तिमिलाई ध्यान दिए।”
- तब स्थले तिनले को सित काम गरेकी थिइन् सो बताइन्। तिनिले भनिन्, “आज मैले जून मानिससित काम गरे त्यो मानिसको नाउँ बोअज हो।”
- 20 तब नाओमीले आफ्नी बृहारीलाई भनिन्, “परमप्रभुले उलाई आशीर्वाद दिऊन्। उनले जीवित र मृतहरू प्रति आफ्नो दया देखाउने काम जारी राखेका छन्।” तब नाओमीले आफ्नी बृहारीलाई भनिन्, “बोअज हाम्रा एक आफन्त हुन्। बोअज हाम्रा एक रक्षक हुन्।”
- 21 तब मोआबी स्थले भनिन्, “बोअजले मलाई फर्कि आउनु अनि काम गर्दै गर्नु पनि भनेकाछन्। फसल कटाई खेतम नभएसम्म बोअजले मलाई उनका कामदारहरूसितै काम गर्नु भनेकाछन्।”
- 22 तब नाओमीले आफ्नी बृहारी स्थलाई भनिन्, “मेरी छोरी, उसकी नोकनीहरूसँग निरन्तर कामगर्नु तिप्रो निम्ति असल हुन्छ। यदि तिमिले अर्काको खेतहरूमा काम गर्यौं भने कोही मानिसहरूले तिप्रो हानी गर्न सक्लान।”
- 23 यसर्थ स्थले बोअजका स्त्री कामदारहरू नजिक रहेर काम गरिरहिन्। तिनले गहुँको बाली कटाइ नसिद्धएसम्म अन्न जम्मा गरिन्। तिनले त्यहाँ गहुँको बाली कटाइको अन्तसम्म पनि काम गरिन्। स्थ आफ्नी सासु नाओमीको साथ बसिन्।

3

खलामा

- 1 तब नाओमी, स्थकी सासुले स्थलाई भनिन्, “मेरो छोरी, सम्भवत म तिप्रो निम्ति एक असल पति अनि घर पाउन सकूँ। त्यो तिप्रो निम्ति असल हुनेछ।
- 2 सम्भवत बोअज नै सही व्यक्ती हुन सक्छन्। बोअज हाम्रो नजिकको आफन्त हुन्। तिमिले उसका स्त्री सेविकहरूका साथ काम गर्यौं। आज राती उनी खलामा काम गरिरहेका हुनेछन्।
- 3 जाऊ नुहाइ-धुवाइ गर अनि राम्रो वस्त्र राम्ररी लगाऊ। अनि तल ढीकी कुट्ने ठाउँमा जाऊ। तर बोअजसित देखा नपर जबसम्म तिनले रातको भोजन गरि सक्नेनन्।
- 4 तिनले भोजन गरि सकेपछि तिनी विश्राम गर्नलाई कहाँ जान्छन्। तिनलाई हेर तिनीकहाँ सुत्नेछन् तिमिले देख्न सक्ने छौं। त्यहाँ जाऊ अनि तिनको पाउबाट ओढ्ने वस्त्र उठाऊ। तब त्यहाँ बोअजसित सुत। तिनले बिवाहको विषयमा गर्नुपर्ने कुरो तिमिलाई भन्ने छन्।”
- 5 तब स्थले भनिन्, “तपाईंले भन्नु भएको कुरो म गर्ने छु।”
- 6 यसर्थ स्थ तल ढीकी कुट्ने ठाउँमा गइन्। स्थले आफ्नी सासुले तिनलाई गर्नु भनेका सबै कुरा गरिन्।
- 7 खाई-पिई सकेपछि बोअज निकै सन्तुष्ट थिए। ऊ अन्नको थुप्रोको छेउमा सुत्न गए। तब स्थ चूपचापसित उनीकहाँ गइन् अनि तिनको खुट्टाबाट ओढ्ने उचालिन् र त्यहाँ ढल्किन्।
- 8 आधारात तिर बोअज निद्राबाट व्यँझिए। तिनी अत्यन्त आश्चर्य चकित भए। आफ्नो खुट्टाको छेउमा एक स्त्री सुतिरहेकी थिइन्।
- 9 बोअजले भने, “तिमी को हो?”
- तिनले भनिन्, “म स्थ हुँ, तपाईंकी दासी केटी। तपाईंको ओढ्ने ममाथि पनि फैलाउनु होस्। तपाईं मेरा रक्षक हुनुहुन्छ।”
- 10 तब बोअजले भने, “परमप्रभुले तिमिलाई आशीर्वाद दिऊन्, जवान स्त्री। तिमिले मलाई खब्रे दया देखायो। तिप्रो दया मेरो निम्ति तिमिले नाओमीलाई शुरुमा देखाएको दया भन्दा महान छ। तिमिले बिवाह गर्नका निम्ति धनी वा गरीब जवान मानिसलाई खोज्न सक्थ्यौं। तर तिमिले खोजिन्।

11 अब, जवान स्त्री, भयभीत न बन। तिमीले सोधेका (भनेका) कुराहरू म गर्ने छु। हाम्रो शहरका सबै मानिस जान्दछन् कि तिमी एक अत्यन्त असल स्त्री हो।

12 अनि यो सत्य हो। म एक नजिकको आफन्त हूँ। तर एकजना मान्छे छ जो तिमीसित म भन्दा नजिकको आफन्त हो।

13 आज राती तिमी यही बस। भोली बिहान हामी हेर्ने छौ उसले तिमीलाई सहयोग गर्न सक्छ कि! यो राम्रो हुन्छ यदि उसले तिमीलाई सहयोग गर्ने निर्णय गर्छ। यदि उसले तिमीलाई सहयोग दिन अस्वीकार गर्छ भने परमप्रभुको शपथ खाएर म यो प्रतिज्ञा गर्छु कि म तिमीलाई बिवाह गर्ने छु अनि तिमी निम्ति एलीमिलेकको भूमि यसको दाम तिर फर्काई ल्याउँछु। यसर्थ, बिहान न भएसम्म यही ढल्का।”

14 यसर्थ बिहान नभएसम्म स्वयं बोअजको खुट्टाको नजिकमा सुतिनु। मानिसहरूले एक अर्कालाई चिन्न नसक्ने झिसामिसेमामै तिनी उठिनु।

बोअजले तिनलाई भने, “तिमी हिजो राती मकहाँ आयो भन्ने कुरा हामी गुप्त राख्छौं।”

15 तब बोअजले भने, “तिमी ओढने मकहाँ ल्याऊ। अब त्यसलाई खोलेर समात।”

यसर्थ स्वयंले आफ्नो ओढने खोलेर समातिनु अनि बोअजले छः पाथी* जस्तो जौ नापेर, नाओमी, तिनकी सासूका निम्ति भेट स्वरूप पठाए। तब बोअजले त्यसलाई स्वयंको ओढनेमा कुम्लोपारे अनि उसको पिठ्ठीमा राखि दिए। त्यसपछि तिनी शहरतिर गए।

16 स्वयं आफ्नी सासू नाओमीको घर गइनु। नाओमी ढोकामसम्म आइनु अनि सोधिनु, “त्यहाँ को छ?”

उनी भित्र गइनु र बोअजले उनको लागि गरेका सबै कुरा उनलाई भनिनु।

17 तिनले भनिनु, “बोअजले तपाईंलाई भेट स्वरूप यो जौ पठाइदिए। तपाईंको निम्ति कोसेली नल्लिई मैले तर जानु हुँदैन भनी बोअजले भने।”

18 नाओमीले भनिनु, “छोरा, के हुन्छ हामीले त्यो नसुनेसम्म धेरै धारण गर। बोअजले त्यसबेलासम्म विश्राम लिनेछैन जबसम्म तिनले गनु पर्ने कुरा पूर्ण गर्दैनन्। दिनको अन्त हुन को अधिवाट नै हामीले जान्ने छौं के हुनेछ।”

4

बोअज अनि अन्य आफन्त

1 बोअज त्यो स्थानमा गए जहाँ शहरद्वारको नजिक मानिसहरू भेला हुन्छन्। बोअजका नजिकको आफन्त पार नभएसम्म बोअज त्यहाँ बसे। बोअजले उनीहरूलाई भने, “यहाँ आऊ साथी! यहाँ बस।”

2 तब बोअजले केही गवाहीहरू भेला गरे। बोअजले शहरका दशजना अगुवाहरूलाई भेला गरे। तिनले उनीहरूलाई भने, “यहाँ बसु होस।” यसर्थ तिनीहरू बसे।

3 तब बोअजले त्यो नजिकको आफन्तलाई भने, “नाओमी मोअबको खेतहरूबाट फर्कि आएकी छिन। उनले त्यो भूमि बिक्री गर्दै छिन जो हाम्रो आफन्त एलीमिकको हो।

4 तिमीलाई यहाँ बसेका मानिसहरू अनि मेरा मानिसहरू बूढा पाका अगुवाहरूका समक्ष भन्ने मैले निश्चय गरे। यदि तिमी त्यो भूमिलाई फर्काउन चाहन्छौ भने तिमी त्यो फर्काउ यदि त्यो भूमि तिमी फिर्ता लिन चाहँदैनौ भने मलाई भन। म जान्दछु कि तिमीपछि त्यो भूमिलाई ऋण मुक्त तुल्याउनु सक्ने अर्को व्यक्ति मै हूँ। यदि तिमी त्यो भूमिलाई किनेर फिर्ता लिन चाहँदैनौ भने म किन्ने छु।”

5 तब बोअजले भने, “यदि तिमीले त्यो भूमि नाओमीबाट किन्यौ भने, तिमीले त्यो मृत व्यक्तिकी पत्नी, मोआबी स्त्री स्वयं पनि पाउने छौ। जब स्वयंको नानी हुन्छ त्यो नानीले त्यो भूमि पाउनेछ। त्यसरी त्यो मृत मानिसको नाम परिवारमा रहेनछ।”

6 त्यो नजिकको आफन्तले उत्तर दिए, “म त्यो भूमि फिर्ता गर्न सक्तिन। त्यो भूमि मेरो हुनुपर्छ, तर म त्यो किन्न सक्तिन। यदि मैले त्यो किनेभने मैले मेरो आफ्नै भूमि गुमाउन सक्छु। तपाईंले मेरो पुनः किन्ने अधिकार लिन सक्नु हुनेछ। यसकारण तपाईंले त्यो भूमि किन्नु, होस किनभने म यो किन्न सक्तिन।”

7 (धेरै समय अघि इस्राएलमा जब मानिसहरूले सम्पत्ति किन्थे वा ऋण मुक्त गर्थे, एक व्यक्तिले आफ्नो जुता खोल्थ्यो अनि अर्को व्यक्तिलाई दिन्थ्यो। त्यो तिनीहरूको किन बेचको प्रमाण हुन्थ्यो।)

8 यसर्थ त्यो नजिकको आफन्तले भने, “त्यो भूमि किन।” अनि त्यसपछि त्यो नजिकको आफन्तले आफ्नो जुता खोले र बोअजलाई दिए।

9 तब बोअजले अगुवाहरू अनि समस्त मानिसहरूलाई भने, “तपाईंहरू आज साक्षी हुनुहुन्छ कि नाओमीबाट हरेक चीज म किनी रहेछु। जो एलीमिलेक, किल्योन अनि महलोनको थियो।

10 म मेरी पत्नी बनाउनका निम्ति, महलोनकी विधवा पत्नी, स्वयंलाई पनि किनी रहेछु। म यसो गर्दैछु ताकि त्यो मृत मानिसको सम्पत्ति उसको आफ्नै परिवारमा रहन्छ। यस प्रकारले मृत मानिसको नाउँ आफ्ना परिवार अनि आफ्नो देशबाट अलग हुनेछैन। आज तपाईंहरू यसको साक्षी हुनुहुन्छ।”

11 यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने,

“मेरो परमप्रभुले यो स्त्रीलाई,

जो तिमी घरमा आउदै छिन,

तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउनु।

जसले इस्राएलको वंश निर्माण गरे।

तिमी इस्राएलमा शक्तिशालि बन।

बेतलेहेममा प्रसिद्ध बन।

12 तामारले यहदाका छोरा पेरसलाई जन्म दिईन

अनि तिनको परिवार महान बन्यो।

त्यही प्रकारले परमप्रभुले तिमीलाई स्वयंद्वारा धेरै-धेरै सन्तानहरू दिउनु।

अनि तिमी परिवार उहाँको जस्तै महान बनोस।”

13 यसर्थ बोअजले स्वयंलाई बिवाह गरे। परमप्रभुले स्वयंलाई गर्भवती बन्नदिनु भयो। अनि तिनले एक छोरालाई जन्म दिइनु।

14 शहरका स्त्रीहरूले नाओमीलाई भने:

“परमप्रभु हुनुहुन्छ जसले तिमीलाई यो नानी दिनुभयो वहाँ प्रति कृतज्ञ होऊ।

ऊ इस्राएलमा प्रसिद्ध होस।

* 3:15: छ पाथी करीब “एक बुशल” वा “21.772 किलोग्राम जौ।”

15 यसले तिमीलाई फेरि जीवन दिनेछ
 अनि तिम्रो वृद्धा अवस्थामा तिम्रो हेरचाह गर्नेछ।
 तिम्री बृहारीले यस्तो गराउन सकिन्
 तिनले तिम्रो निम्ति यो बालकलाई गर्भधारण गरिन्।
 तिनले तिमीलाई प्रेम गर्छिन्,
 अनि तिम्रो निम्ति तिनी सातजना छोराहरू भन्दा उत्तम छिन्।”

16 नाओमीले बालकलाई बोकिन र आफ्नो अंगालोमा लिइन् अनि उसको हेरचाह गरिन्।

17 छिमेकीहरूले बालकको नाउँ राखि दिए। ती स्त्रीहरूले भने, “नाओमीको अब एउटा छोरा छ।” अनि तिनीहरूले उसलाई ओबेद नाउँदिए। ओबेद यिशैका पिता थिए। अनि यिशै राजा दाऊदका पिता थिए।

सूथ अनि बोअजका परिवार

18 पेरसको पारिवारिक इतिहास यो हो:

पेरस हेस्रोनका पिता थिए।

19 हेस्रोन एरामका पिता थिए।

एराम अम्मीनादाबका पिता थिए।

20 अम्मीनादाब नहशोनका पिता थिए।

नहशोन सल्मोनका पिता थिए।

21 सल्मोन बोअजका पिता थिए।

बोअज ओबेदका पिता थिए।

22 ओबेद यिशैका पिता थिए।

यिशै दाऊदका पिता थिए।

शमूएलको पहिलो पुस्तक

एल्काना र तिनका परिवारहरूले शीलोमा आराधना

- 1 त्यहाँ एल्काना नाउँ भएका एकजना मानिस थिए। तिनी एप्रेमको पहाडी प्रदेश रामा शहरमा बस्थे। तिनी सृषी परिवारका थिए। तिनका पिताको नाउँ यरोहाम, बाजेको नाउँ एलीह र बराजुको नाउँ तोह थियो। तोह चाहिँ सृषका छोरा थिए। सृष एप्रेम परिवार समूहबाटका थिए।
- 2 एल्कानाका दुइवटी पत्नी थिए। एउटीको नाउँ हन्ना र अर्कीको नाउँ पनिन्ना थियो। पनिन्नाका नानीहरू थिए, तर हन्नाका नानीहरू थिएनन्।
- 3 परमप्रभु सर्वशक्तिमानको अधि आराधना गर्न र बलि चढाउन प्रत्येक वर्ष एल्काना रामाबाट शीलोमा जाने गर्थे। शीलोमा परमप्रभुका पूजाहारीको रूपमा होप्नी र पीनहासले सेवा गर्थे। यी दुइ एलीका छोरा थिए।
- 4 जब एल्काना बलि चढाउने गर्थे, उसले उनकी पत्नी पनिन्नाह र उनका छोरा-छोरीलाई भाग दिने गर्थे।
- 5 उनले हन्नालाई जहिले पनि बराबरी भाग भोजन दिन्थे उनले हन्नालाई बढी माया गर्थे किनभने परमेश्वरले उनको कोख बन्द गरिदिएन भएको थियो।

हन्नालाई पनिन्नाले सताउँथी

- 6 परमप्रभुले हन्नालाई बाँझी पार्नु भएको कारण पनिन्नाले तिनलाई रिस उठाउने गर्थी।
- 7 शीलोमा प्रत्येक वर्ष जब त्यो परिवार परमप्रभुलाई आराधना गर्न र बलिदान चढाउन जान्थे तब पनिन्नाहले हन्नालाई दुःख दिने गर्थिन्। र खसालेर कुरा गर्ने र तिनलाई रूवाएर खाना नखानेसम्म बनाउदथिइन्।
- 8 यो सब देखेर एल्काना उनका पतिले भन्थे, “हन्ना तिमी किन रुन्छौ? किन केही खाँदैनौ? तिमी किन यति दुःखी छौ? म तिमी लोभने हुँ र म तिमी हूँ। तिमीले सोच्नु पर्छ कि म दशजना छोराहरू भन्दा बढता नै छु।”

हन्नाले प्रार्थना गर्छिन्

- 9 त्यसपछि हन्ना चुपचाप उठिन् र परमप्रभुको सामु प्रार्थना गर्न गइन्। त्यस समय पूजाहारी एली परमप्रभुको पवित्र आराधनालयको दैलौकै छेउमा एउटा कुसीमा बसिरहेका थिए।
- 10 हन्ना सधैं नै दुःखी थिइन्। यसर्थ जब तिनले प्रार्थना गर्न शुरू गरिन तिनी सधैं रोइन्।
- 11 तिनले परमेश्वरलाई भाकल गर्दै भनिन्, “हे सर्वशक्तिमान परमप्रभु म अफसोसमा छु। तपाईंले मलाई दया गर्नुहोस्। ममाथि कृपालु हुनुहोस् म तपाईंकी दासी हूँ। यदि तपाईंले मलाई एउटा छोरा दिनुभयो भने त्यो बाँच्नुजेलसम्म म त्यसलाई तपाईंकै सेवामा अर्पण गर्नेछु। त्यस बालकले कहिले पनि दाखरस पिउने छैन र त्यसको कपाल पनि काटीने छैन।”*
- 12 हन्नाले धेरै बेरसम्म परमप्रभुलाई प्रार्थना गरिरहिनन्। प्रार्थना गर्दा एलीले हन्नाका ओठ आवाज बिने चलिरेहेका देखे।
- 13 हन्नाले ओठ चलाए पनि आवाज ननिकालिकन साँच्चे उनको हृदयमा प्रार्थना गरिरहेकी थिइन्।
- 14 हन्नाले ज्यादै मद्यपान गरेकी ठानेर एलीले भने, “तिमीले ज्यादै पिएकी छौ। यो दाखरस छोड्ने समय हो।”
- 15 हन्नाले उत्तर दिइन्, “महाशय, मैले कुनै प्रकारको मद्यपान गरेकी छैन। म सधैं दुःखमा परेकी छु। म त परमप्रभुसँग मेरो दुःखहरू पो बिन्ति गर्दैथिएँ।
- 16 तपाईंले मलाई नराप्ती श्री ठान्नु हुँदैन। म सधैं ठूलो कष्टमा परेकी छु र सधैं दुःखी भएकी छु। मैले धेरै बेरसम्म परमेश्वरलाई प्रार्थना चढाएकी हूँ।”
- 17 एलीले भने, “यदि त्यसो हो भने शान्तिसित जाऊ। इस्राएलका परमेश्वरले तिमी प्रार्थना अवश्य सन्नु हुनेछ, अनि तिमी विन्ती पूरा गर्नु हुनेछ।”
- 18 हन्नाले भनिन्, “म आशा गर्छु तपाईं पनि मसँग खुशी हुनुहुन्छ।” तब हन्ना गइन् र केही खाने कुरा खाइन्। तिनी फेरि दुःखीत भइइन्।
- 19 भोलिपल्ट बिहानै एल्कानाका परिवारका सदस्यहरू उठे अनि परमप्रभुको आराधना गरे र आफ्नो घर रामामा फर्के।

शमूएलको जन्म

- एल्कानाले आफ्नी पत्नी हन्नासित सहवास गरे। परमप्रभुले पछि हन्नालाई सम्झनु भयो।
- 20 तिनी गर्भवती भइन्। समय पुगेपछि हन्नाले एउटा छोरो जन्माइन्। तिनले छोराको नाउँ शमूएल[†] राखिन्। तिनले भनिन्, “यसको नाउँ शमूएल हो किनभने यसलाई मैले परमप्रभुसित मागेकी हूँ।”
 - 21 त्यस वर्ष एल्कानाले परमेश्वरसित राखेको भाकल पूरा गर्न र बलि चढाउन (शीलोमा) गए। उनका परिवारका अरू सदस्यहरू पनि गए।
 - 22 तर हन्ना गइइन्। तिनले एल्कानालाई भनिन्, “बालकले जब दूध खान छोड्छ र ठोस आहार खान थाल्छ, म यसलाई लिएर शीलोमा जानेछु। तब म बालकलाई परमप्रभुमा अर्पण गर्नेछु। बालक सधैंलाई शीलोमा नै रहनेछ।”
 - 23 हन्नाका लोभने एल्कानाले भने, “तिमीलाई जे राम्रो लाग्छ त्यही गर बालकले ठोस भोजन गर्नसक्ने नभइजेल तिमी धेरैमा बस। परमप्रभुले तिमी वचन[‡] पूरा गरिदिउन्।” यसर्थ तिनी छोपाले आमाको दूध नछाडेसम्म धेरैमा बसिन्।

हन्नाले शमूएललाई शीलोमा एली भएको ठाउँमा लैजाञ्छिन्

- 24 जब नानी ठूलो भयो अनि ठोस भोजन खान थाल्यो हन्नाले नानीलाई परमप्रभुको मन्दिर शीलोमा लगिन्। हन्नाले आफूसँग एउटा तीन वर्षको साँढे, चार पार्थी पीठो र एक मसक दाखरस पनि लिएर गइन्।
- 25 तिनीहरूले परमप्रभुको आराधना गरे। त्यसपछि साँढेलाई बलि चढाए पश्चात तिनीहरूले नानी पूजाहारी एलीलाई दिए।
- 26 हन्नाले बालकलाई एलीको अधिलिखर लिएर गइन् र भनिन्, “महाशय, मलाई क्षमा गर्नु होला। म त्यही श्री हूँ, जो परमप्रभुलाई प्रार्थना गर्दागर्दै तपाईंका सामु उभिएकी थिएँ। मैले साँचो भनिरहेको छु।
- 27 मैले बालकको निम्ति प्रार्थना गरेकी थिएँ अनि परमप्रभुले मलाई बालक दिनुभयो र आभारी तुल्याउनु भयो।

* 1:11: कहिले ... छैन यो शब्द एत “नाजरीले” परमेश्वरको सेवा गर्दा फछाउँने शब्द हो। तिनीहरूले तिनीहरूको केश काट्दैनन् अनि तिनीहरू दाख खँदैनन्। † 1:20: शमूएल यस शब्दको अर्थ हुन्छ “परमेश्वर।” तर एउटा पृष्ट हटाईएमा हिब्रुमा अर्थ निस्कन्छ “माम्” कि त “शाऊल” नाउँ बन्छ। शमूएलमा कतै-कतै शाऊल, शमूएल र माम्को श्लेष रूप बनेको पाउँछौ। ‡ 1:23: परमप्रभुले ... वचन एल्कानाले जतिसक्दो एलीको आशीर्वाद हन्नाको निम्ति हो भनि देखाए। (पद 17)

28 अब यस बालकलाई परमप्रभुमा अर्पण गर्दछु। सारा जीवन नै परमप्रभुको भएर यो यही रहनेछ।”
तब हन्नाले बालकलाई त्यही छोडीदिइन् अनि परमप्रभुको आराधना गरिन्।

2

हन्नाले धन्यवाद दिन्छिन्

1 हन्नाले प्रार्थना गरिन्,

“परमप्रभुमा, म खुशी छु!

परमप्रभुमा म विजयको अनुभव गर्छु।

तपाईंको मुक्तिमा म खुशी छु,

अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु।

2 परमप्रभु जस्तो पवित्र कोही छैन।

तपाईं बाहेक कोही परमेश्वर छैन।

हाम्रो परमेश्वर बाहेक यहाँ अरु कुनै आश्रय छैन।

3 अब अहंकार हुँदैन!

अहंकारपूर्ण वचनहरू अब छैन,

कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ।

परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ।

4 शूरवीर र योद्धाहरूका धनु भाँचिएका छन्

अनि दुर्बलहरू बलिया भएका छन्।

5 विगतमा धेरै भोजन प्राप्त गर्नुहुन्छ

अब काम नगरी भोजन नपाउने भएका छन्।

तर विगतमा जो भोक-भोकै थिए,

तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्।

आमा बन्ने सौभाग्य नपाएकी श्रीहरू

अहिले सातवटाकी आमा बन्न सफल छिन्!

तर जुन श्रीका धेरै सन्तानहरू थिए,

तिनीहरू सबै गएकाले ती श्री दुःखी छिन्।

6 परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ,

अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ।

उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ

अनि अरु कोहीलाई जीवनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ।

7 परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ,

अनि उहाँले नै धनी बनाउनुहुन्छ,

परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ

र फेरि उच्च आसनमा बसाउनुहुन्छ।

8 परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउनुहुन्छ,

अनि दुःख हटाई दिनुहुन्छ।

परमप्रभुले कंगालीहरूलाई राजा संग-संगै बसाउनुहुन्छ।

परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ।

परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो

अनि त्यसमाथि संसार बनाउनु भयो।

9 परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ,

तेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ,

तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्।

तिनीहरूका शक्ति विजय प्राप्त गर्न

सहायक सिद्ध हुनेछैन।

10 परमप्रभुले आफ्ना शत्रुहरूलाई नष्ट पार्नुहुन्छ।

सबौच परमेश्वर स्वर्गबाट उहाँको दुश्मनहरूका विरुद्ध गर्जनुहुन्छ।

उहाँले सारा पृथ्वीको न्याय गर्नुहुन्छ,

परमप्रभुले आफ्ना राजालाई बलियो पार्नुहुन्छ।

उहाँले चुनेका राजालाई बलियो पार्नुहुन्छ।”

11 एल्काना र तिनका परिवारका सदस्यहरू सबै रामामा आफ्नो घर फर्के, तर त्यो बालकचाहि शीलोमा नै परमप्रभुको सेवा गर्न पूजाहारीको रेखदेखमा रह्यो।

एलीका दृष्ट छोराहरू

12 एलीका छोराहरू दृष्ट थिए। परमप्रभु प्रति तिनीहरूको कुनै वास्ता थिएन।

13 यसरी तिनीहरूले मानिसहरूलाई दुर्व्यवहार गर्थे। पूजाहारीहरूको कर्तव्य यो थियो: जब कोही मानिस बलिदान चढाउँथ्यो तब पूजाहारीले एउटा भाँडाको उम्टीको पानीमा मासु पकाउनु पर्थ्यो। तब पूजाहारीको सेवकले त्रिशूल लिनु पर्थ्यो।

14 पूजाहारीको सेवकले हातमा तिखो त्रिशूल लिएर भाँडाको मासुलाई काँटाले घोचुन्नु पर्थ्यो। सेवकहरूले काँटाले घोचे जतिमात्र मासु पूजाहारीको भाग हुन्थ्यो। पूजाहारीले उनै इसाएलीहरूका निम्ति यसो गर्नुपर्थ्यो जो शीलोमा बलिदान चढाउन आउँथे।

15 तर एलीका छोराहरूले यसो गरेनन्। बोसोलाई वेदीमा जलाउनु अघि नै पूजाहारीका सेवक आएर बलिदानको पवित्र भेटि यसरी भनेर सोच्ने गर्थ्यो, “पूजाहारीको लागि पकाउनलाई केहि मासु देऊ, पूजाहारीले पकाएको मासु ग्रहण गर्दैनन् खाली काँचो मासु मात्र।”

16 बलि चढाउने मानिसले भन्थ्यो, “पहिले बोसोलाई जलाउं त्यसपछि तिमीलाई चाहिए जति लैजाऊ।” यदि यस्तो परिस्थितिमा भने पूजाहारीको सेवकले भन्थ्यो, “होइन, त्यो मलाई अहिले नै मासु दिइहाल, यदि दिँदैनौ भने म खोसेर लैजानेछु।”

17 यस्तो प्रकारले ती दुइ पूजाहारी होप्नी र पीनहासले परमप्रभु प्रति चढाइएको बलिदानहरूमा श्रद्धा देखाएनन्। तिनीहरूले परमप्रभुको विस्दृमा महा पाप गरे।

18 तर शमूलले एउटा सहयोगीको रूपमा परमप्रभुको सेवा गर्थ्यो। शमूलले एउटा विशेष प्रकारको मलमलको पोशाक लगाउथ्यो जसलाई एपोद भनिन्छ।

19 प्रत्येक वर्ष शमूलकी आमा ले उसलाई एउटा सानो भोटो बनाइ दिन्थिन्। प्रत्येक वर्ष लोभेसित जब बलि चढाउन शीलो जाय्थिन् त्यो भोटो शमूलाई पुर्याइ दिन्थिन्।

20 एलीले एल्काना र तिनकी पत्नीलाई आशीर्वाद दिन्थे। एलीले भने, “परमप्रभुले यो बालक जसलाई तिमीले परमप्रभुको सेवको लागि माग्यौ यसको ठाउँमा अरु धेरै नानीहरू परमप्रभु तिनीहरूका साथ अशिष दिउन्।”

एल्काना र हन्ना घर फर्किए अनि

21 परमप्रभुको निगाह हन्ना माथि थियो। तिनले छोरा र दुइ छोरी जन्माइन्। शमूल भने परमप्रभुको सामुने बढ्न थाल्यो।

एलीले दुइ छोराहरूलाई तह लगाउन सकेनन्

22 एली सधैं वृद्ध भएका थिए। उसले आफ्ना छोराहरू बार-बार शीलोमा इसाएलीहरूसित गरेका व्यवहार सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने श्रीहरूसँग तिनीहरूले सहवास गरेको कुरा पनि एलीले सुने।

23 एलीले आफ्ना छोराहरूलाई भने, “तिमीहरूले गरेका दुइ कार्य मानिसहरूले मलाई सुनाउँछन्। त्यस्ता दुइ कार्य किन गर्छौं?”

24 छोरा हो, त्यस्तो खराब कार्य नगर। परमप्रभुका मानिसहरूले तिमीहरूका बारेमा नराफो कुरा गर्दछन्।

25 मानिसले मानिसको विस्दृमा दुइ कार्य गरेकोमा परमेश्वरले त्यसको न्याय गर्नु हुनेछ। तर कसैले परमप्रभुको विस्दृमा पाप गर्छ भने, कसले उसलाई परमेश्वरसित सहायता गर्नेछ?”

तर एलीका दुइ छोराहरूले पिताका कुरा सुन्न अस्वीकार गरे। तर परमेश्वरले पहिले नै निर्णय लिइसक्नु भएको थियो कि तिनीहरू मर्ने थिए।

26 बालक शमूल भने दिन दिने ठूलो हुँदै गयो। उसले परमेश्वर र मानिसहरूलाई प्रसन्न पाथ्यो।

एलीको परिवारमा डरलाग्दो अगमवाणी

27 परमेश्वरका एकजना दास आएर एलीलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘म तेरो पिता-पुर्खाहरू मिश्रमा फिरऊनको दासत्वमा रहेको समयमा म तेरो पिताको परिवारमा प्रकट भएँ।”

28 इसाएल भएका कुलहरू मध्ये तेरो पिताको कुललाई मेरो पूजाहारीको रूपमा चुनेको थिएँ। मैले तिनीहरूलाई मेरो वेदीमाथि धूप बाल्न र मेरो उपस्थितिमा एपोद लाउन छानेको थिएँ। इसाएलीहरूले चढाएका बलिको भाग उनीहरूसित मैले बाँडे।

29 तर तैले ती बलि र भेटीहरूमा मेरो आदेश अनुसार आदर गरिनस्। मलाई भन्दा ज्यादा तैले तेरो छोराहरूलाई सम्मान दिइस्। इसाएलका मेरा मानिसहरूले मलाई चढाएको पवित्र बलिको भोजन खाएर तँ मोटाएकोछस्।”

30 “परमप्रभु इसाएलका परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँ अनि तेरा पिताको सन्तानले सदा-सर्वदा मेरो सेवा गर्नेछन्। तर परमप्रभु अब यसो भन्नुहुन्छ, ‘यस्तो कहिले हुँदैन! मलाई जसले सम्मान गर्छन् म तिनीहरूको सम्मान गर्छु। तर जसले मेरो आनाद गर्छ ऊ अपमानित हुनेछ।”

31 समय आउँदैछ जब म तेरो सन्तानलाई नष्ट गर्नेछु। तेरो परिवारमा कसैले पनि बुढो भइञ्जेलसम्म जीउने छैनन्।

32 इसाएलको निम्ति असल दिन आउने छ, तर तैले घरमा खराब दिन देखेछस्। तेरो परिवारमा कोही पनि बुढो हुञ्जेल बाँचेन छैन।

33 तर तेरा सन्तानको एकजना व्यक्ति मेरो वेदीको पूजाहारीको रूपमा रहनेछ। उसको आँखाको शक्ति रहन्जेल र शारीरिक शक्ति कम्ती नहुञ्जेल सम्म ऊ रहनेछ। तेरा सन्तान तरवारले काटिएको उसले देखेछ।

34 म तैलाई यो चिन्ह दिनेछु जसले गर्दा तैले यो साँचो हो भनी जान्नेछस्। तेरा दुवै छोरा होप्नी र पीनहास एकै दिनमा मर्नेछन्।

35 म एउटा विवासायोग्य पूजाहारी नियुक्त गर्नेछु, जसलाई मैले आदेश गरे अनुसार काम गर्नेछु। म त्यस पूजाहारीको परिवारलाई शक्तिशाली बनाउनेछु। उसले जीवनभरी मैले चुनेको राजाको सामु सेवा गर्नेछ।

36 त्यसपछि तेरो परिवारमा कोही बाँचे भने तिनीहरूले पूजाहारीको अघि आएर झुक्नेछन् र भनेछन्, “दया गरी मलाई पूजाहारीको रूपमा नियुक्त गर्नुहोस् ताकि म सँग केही खाने चीज होस्।” ’ ’

3

परमेश्वरले शमूललाई बोलाउनु भयो

1 एलीको अर्धनिमा रहेर बालक शमूलले परमप्रभुको सेवा गर्थे। त्यस बेला परमप्रभु मानिसहरूसँग सिधै धेरै जस्तो बोल्नुहुन्थेन। उहाँले धेरै मानिसहरूलाई दर्शनहरू दिनु भएन।

2 एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए।

3 शमूल चाहि पवित्र सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती जलिरहेकै थियो।

4 परमप्रभुले शमूललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूलले उत्तर दिए।

5 शमूलले सोचे एलीले उसलाई बोलाएको यसकारण शमूल हतारीएर एलीकहाँ गए। शमूलले आफ्नो उपस्थिति जाहेर गरेर भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।”

तर एलीले भने, “मैले तिमीलाई बोलाएको होइन। आफ्नो ओछ्यानमा गएर सुत”

शमूल आफ्नो ओछ्यानमा गए।

6 परमप्रभुले फेरि बोलाउनु भयो, “शमूल!” शमूल फेरि एलीको ओछ्यानमा गए भने, “तपाईंले मलाई बोलाउनु भएको हो, म यहाँ छु।”

एलीले भने, “मैले बोलाएको छैन मेरो छोरा! जाऊ, गएर सुत।”

- 7 अहिलेसम्म शमूएलले व्यक्तिगत रूपमा परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुले शमूएल सँग सिधै बातचित गर्नु भएको थिएन।
- 8 परमप्रभुले शमूललाई तैसो चोटि बोलाउनु भयो। शमूएल उठेर फेरि एलीको छेउ पुगे। शमूएलले भने, “म यहाँ छु, तपाईंले मलाई बोलाउनु भयो।”
- त्यतिबेला भने एलीले बुझे कि परमप्रभुले शमूएललाई बोलाउँदै हुनुहुन्थ्यो।
- 9 एलीले शमूएललाई भने, “ओख्यानमा जाऊ! यदि फेरि बोलाउनु भयो भने भन्नु, ‘परमप्रभु भन्नुहोस्। म तपाईंको दास हूँ र तपाईंले भन्नु भएको सुन्दैछु।’”
- यसकारण शमूएल ओख्यानमा गए।
- 10 परमप्रभु त्यहाँ प्रकट हुनुभयो र पहिलेको जस्तै बोलाउनु भयो, “शमूएल, शमूएल!”
- शमूएलले भने, “भन्नुहोस्! परमप्रभु म तपाईंको दास हूँ अनि सुन्दैछु।”
- 11 परमप्रभुले शमूएललाई भन्नुभयो, “म इस्राएलमा केही अचम्मको काम गर्नेछु। जसले यस विषयमा सुन्छ तिनीहरू साह्रै अचम्मित हुनेछन्।
- 12 मैले एली र त्यसको परिवारको विरुद्धमा जे जे गर्छु भनेको थिएँ ती सब गर्नेछु। म शरू देखि अन्त्यसम्म सबै गर्नेछु।
- 13 मैले एलीलाई भनेकै छु कि म त्यसको परिवारलाई सधैंको लागि दण्ड दिनेछु। म त्यसो यसकारणले गर्दैछु भनि एलीलाई थाह छ। त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गरे अनि उहाँसित खराब आचरण गरे। तर उसले तिनीहरूलाई शिक्षा दिएन।
- 14 यसैकारण मैले एलीको परिवारलाई श्राप दिएको छु कि बलिभेटी र अन्नबलिले तिनीहरूलाई पापबाट छुटकारा दिन सक्दैनन्।”
- 15 बिहानसम्म शमूएल आफ्नो ओख्यानमै पल्टिरेहे उज्यालो हुन साथ झटपट उठेर परमप्रभुका मन्दिरका ढोकाहरू खोले। दर्शनको विषयमा एलीलाई भन्न तिनी डराएका थिए।
- 16 तर एलीले नै शमूएललाई भने, “शमूएल, मेरो छोरा।”
- शमूएलले जवाफ दिए, “भन्नुहोस्, म यहाँ छु।”
- 17 एलीले सोधे, “परमप्रभुले तिमीलाई के भन्नु भयो! मलाई लुकाउने काम छैन। यदि परमेश्वरको सन्देश सबैलाई नभनेर लुकायो भने परमेश्वरले दण्ड दिनुहुनेछ।”
- 18 शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन्।
- एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।”
- 19 शमूएल अझ टूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झटो हुने मौका दिनुभएन।
- 20 त्यसबेला सारा इस्राएलका, (दान देखि बेशैबा सम्मका) मानिसहरूले शमूएल परमप्रभुका साँचो आगमवक्ता भएको चाल पाए।
- 21 शीलामा परमप्रभु शमूएलकहाँ प्रकट हुनु भयो। उहाँ आफै शमूएलको अधि परमप्रभुको वचन जस्तै प्रकट हुनु भयो।

4

1 इस्राएलभरी शमूएलको विषयमा समाचार फैलिन थाल्यो। तर एली भने साह्रै बुढो भइसकेका थिए। तर उनका छोराहरूले भने अझै पनि परमप्रभुका अधि दुष्ट कार्य गरिने रहे।*

- पलिशतीहरूले इस्राएलीहरूलाई हराए
- त्यस समय, इस्राएलीहरू पलिशतीहरूका विरुद्धमा युद्ध गर्नको निम्ति तयार भए। इस्राएलीले एबेन-एजेरमा छाउनी हाले अनि पलिशतीहरूले अपेकमा छाउनी हाले।
- 2 पलिशतीहरू इस्राएलीहरू माथि हमला गर्न तयार भए।
- पलिशतीहरूले इस्राएलीहरूलाई हराए। पलिशतीहरूले इस्राएलका 4,000 सैनिकहरू मारिदिए।
- 3 बाँकी इस्राएली सैनिकहरू फर्केर छाउनीमा पुगे। इस्राएलका बढा प्रधानले सोधे, “परमप्रभुले पलिशतीहरूद्वारा हामीलाई किन हराउन दिनुभयो? हामीले शीलोबाट परमप्रभुका करारको सन्दूक उठाएर ल्याऊ। यसो गरेपछि परमेश्वर हामीसँग युद्ध भूमिमा जानुहुनेछ र हामीलाई हाम्रो शत्रुबाट बचाउनु हुनेछ।”
- 4 त्यसकारण तिनीहरूले शीलामा मानिसहरू पठाए। सर्वशक्तिमान परमप्रभुको करारको सन्दूक लिएर मानिसहरू आए। सन्दूक माथि कर्बु स्वर्गदूत विराजमान थिए अनि तिनीहरू त्यस्तो प्रकारले बसेका छन् जसमाथि परमप्रभुले आसन लिनुहुन्थ्यो। एलीका छोरा होनी र पीनहास जो सन्दूकको रेखदेख गर्दथे तिनीहरू पनि उक्त सन्दूकसँगै आए।
- 5 जब परमप्रभुको करारको सन्दूक छाउनी भित्र ल्याइयो, इस्राएलीहरूले टूलो हल्ला गरे। त्यस हल्लाले भूमि नै हल्लियो।
- 6 पलिशतीहरूले पनि इस्राएलीहरूका हल्ला सुन। तिनीहरूले सोधे, “हिब्रूहरूका छाउनीमा यति साह्रै हल्ला किन हुँदैछ?”
- पछि पलिशतीहरूलाई थाहा भयो कि इस्राएलीहरूका छाउनीमा करारको सन्दूक आएको छ।
- 7 पलिशतीहरू डराए भने, “परमेश्वर नै तिनीहरूका छाउनीमा आए! अब हाम्रो के हुने हो। यस्तो पहिले कहिले भएको थिएन।
- 8 हामी चिन्तित भयो यस्तो बलियो देवताबाट अब हामीलाई कसले बचाउँछ? यी तिनै देवता हुन् जसले मिश्रीहरूलाई जंगलमा महामारी र भयंकर रोगहरू दिएका थिए।
- 9 पलिशतीहरू हो सहासी बन्! मर्द झैं काम गर, नत्र ता विगतमा हिब्रूहरू हाम्रा दास थिए, भने अब लडेनौं भने तिमीहरू उनीहरूका दास हुनेछौ।”
- 10 पलिशतीहरूले वीरताका साथ लडे र इस्राएलीहरूलाई परास्त पारे। प्रत्येक इस्राएली सेना भागेर आफ्ना छाउनीमा लुक्न पुगे। इस्राएलको यो साह्रै नराम्रो पराजय थियो। जम्मा 30,000 इस्राएली सैनिकहरू मारिएका थिए।
- 11 पलिशतीहरूले परमेश्वरको पवित्र सन्दूक हात पारे र एलीका दुवै छोरा, होनी र पीनहासलाई मारे।
- 12 त्यस दिन बिन्यामिनी कूलका एकजना मानिस युद्ध भूमिबाट भागेर हारेको शोक प्रकट गर्न शरीरका बध्नहरू च्यातेर टाउकोभरी धूलै-धूलो खन्याए र शीलामा पुगे।
- 13 त्यस समय एली शहरको फाटकहरूको मूल बाटोमा आफ्नो आसनमा बसिरहेका थिए। तिनी परमेश्वरको पवित्र सन्दूकको विषयमा ज्यादै चिन्तित थिए र समाचारको प्रतिक्रिया गरिरहेका थिए। त्यो बिन्यामीनहरूले आए र दुःखी समाचार शहरलाई दियो। अनि सबै शहरवासी जोडले स्न थाले।
- 14-15 एली अन्ठानबन्ने वर्षका बूढा थिए अनि तिनी अन्धा थिए। जब एलीले रोएको स्वर सुने तिनले सोधे, “मानिसहरू किन यसरी चिच्याइ-चिच्याइ रोइरहेका?”

* 4:1: तर एली ... गरिने रहे यो यतानी उक्तमा पाइएको तर हिब्रूमा छैन।

उने बिन्यामिनी मानिस एलीका सामुने पर सारा घटना बताए।

16 तिनले भने, “म युद्धभूमिबाट भागेर आएको हूँ।”

एलीले फेरि सोधे, “के भयो हँ छोरा?”

17 बिन्यामिनी मानिसले सार वृत्तान्त बताए, “इसाएलीहरू पलिशतीहरूका अधि टिकन नसकेर भागे इसाएली पक्षका धेरै सेना युद्धमा मारिए। तपाईंका दुबै छोरा, होप्नी र पीनहास पनि मारिए अनि परमेश्वरको पवित्र सन्दूक पनि पलिशतीहरूले कब्जामा परेका छन्।”

18 जब बिन्यामिनी मानिसले परमेश्वरको पवित्र सन्दूकको घटना बताए, एली ऊ बसेको कुसीबाट पछिल्लिर लडे, र तिनको मुटो भाँचियो, कारण एली सधैं बढा थिए र सधैं मोटा थिए, उनी त्यही मरे। एलीले चालिस वर्षसम्म इसाएलाई अगुवाइ गरेका थिए।

महिमाको अन्त भयो

19 एलीकी बहारी, पीनहासकी पत्नी त्यस समय गर्भवती थिईन्। तिनीको नानी जन्माउने समय पुगिसकेको थियो, परमेश्वरको पवित्र सन्दूक कब्जा गरेको घटना साथै ससुरा र लोभेको पनि मृत्यु भएको खबर सुन्नेबित्तिकै प्रसववेदना शुरू भयो, यसकारण उसले घुँडा टेकी र तत्कालै एउटा छोरा जन्माईन्।

20 जब तिनी मर्ने लागेकी थिईन्, तिनलाई स्याहार्ने आइमाईहरूले तिनलाई भने, “नडराऊ! तिमी एउटा छोरा भयो।”

तर एलीकी बहारीलाई त्यस? खको खबरले कुनै असर गरेन।

21 तर इसाएलको महिमा हराएको सुनेर तिनले छोराको नाउँ ईकाबोद राखिन, अर्थ “इसाएलको महिमा लगियो!” यसले यो नाउँ राखी परमेश्वरको पवित्र सन्दूक लुटिएको र आफना ससुरा अनि लोभेको मृत्यु भएको कुरा संकेत गराउछ।

22 तिनले भनिन्, “इसाएलको महिमा हरायो।” कारण पलिशतीहरूले परमेश्वरको पवित्र सन्दूक कब्जा गरे।

5

पवित्र सन्दूक पलिशतीहरूका निम्ति समस्या बन्यो

1 पलिशतीहरूले परमेश्वरको पवित्र सन्दूकलाई एबेन-एजेरबाट अशदोद पुर्याए।

2 पलिशतीहरूले परमेश्वरको पवित्र सन्दूकलाई दागोनको मन्दिरमा लगेर दागोनकै मूर्तिको छेउमा राखे।

3 भोलिपल्ट बिहान अशदोदवासीहरूले दागोनको मूर्ति घोप्टो परेर परमेश्वरको पवित्र सन्दूक अधि भईमा लडिरहेको देखे।

अशदोदका मानिसहरूले फेरि त्यो मूर्ति त्यसको ठाउँमा उभ्याए।

4 अशदोदवासीहरूले दागोनको मूर्तिलाई फेरि त्यहि ठाउँमा राखे। तर फेरि अर्को बिहान अशदोदवासीहरूले दागोनको मूर्ति त्यसरी नै परमेश्वरको पवित्र सन्दूक अधिल्लिर लडिरहेको भेटे। यस बेला दागोनको टाउको र हातहरू भाँचिएर संघारको अधि लडिरहेको र जीउ मात्र त्यहाँ लडिरहेको भेटियो।

5 त्यही व्यवहार आजसम्म चल्दैछ कि अशदोदमा दागोनका पुरोहित र मन्दिरभित्र पसेहरू कसैले पनि दागोनको संघारमा पाइला राख्दैनन्।

6 परमप्रभुले अशदोदका मानिसहरू साथै छिमेकीहरूका जीवन पनि कष्ट पूर्ण बनाइदिनुभयो। परमप्रभुले तिनीहरूलाई असाध्यै दुःख दिनुभयो।

गिर्खाको रूढी फैलाइ दिनुभयो। हूलका हूल मसाहरू पठाउँनुभयो। मसाहरू जहाज र जमिन जताततै दगुरिरहन्थे। शहरवासीहरू सबै डराउन थाले।

7 जब अशदोदवासीहरूले यो देखे तिनीहरूले भने, “इसाएलको परमेश्वरको सन्दूक यहाँ राख्न सकिन्न। परमेश्वरले हाम्रा देवता दागोनलाई मात्र होइन तर उहाँले हामीलाई पनि पूरा दण्ड दिनुभयो।”

8 अशदोदका मानिसहरूले पश्चिमीका सबै शासकहरूलाई बोलाए। अशदोदवासीहरूले ती शासकहरूलाई सोधे, “हामीले इसाएलका परमेश्वरको पवित्र सन्दूकलाई अब के गर्नु पर्ने हो?”

शासकहरूले भने, “इसाएलका परमेश्वरको पवित्र सन्दूकलाई अब गात शहरमा पुर्याइयोस।” यसरी पलिशतीहरूले परमेश्वरको पवित्र सन्दूक हटाए।

9 फेरि परमेश्वरको पवित्र सन्दूक जब गातमा पुग्यो तब देखि नै परमप्रभुले त्यस शहरलाई सजाय दिन थाल्नुभयो। मानिसहरूमा खैलाबैला भयो। परमप्रभुले के बालक के वृद्ध सबलाई दुःख दिनथाल्नु भयो। परमेश्वरले गातवासीहरूमा गिर्खाको रूढी फैलाइ दिनुभयो।

10 यसकारण पलिशतीहरूले परमेश्वरको सन्दूकलाई एक्रोन पठाए।

जति बेला परमेश्वरको सन्दूक एक्रोन आइपुग्यो मानिसहरू कराउन थाले, “इसाएलका परमेश्वरको सन्दूक किन हाम्रो शहर एक्रोनमा ल्याएको? के तिमीहरूले हामीलाई र हाम्रा मानिसहरूलाई मार्न चाहन्थौ?”

11 एक्रोनका मानिसहरूले पलिशती शासकहरूलाई एकसाथ बोलाए भने, “इसाएलका परमेश्वरको सन्दूकलाई छिटो भन्दा छिटो आफ्नै ठाउँमा पठाइदिनु होस। नत्र भने यसले हामीहरूलाई नष्ट पार्नेछ।”

एक्रोनका मानिसहरू सधैं डराएका थिए। परमेश्वरले त्यस शहरवासीहरूको जीवन कष्टमय बनाइदिनु भयो।

12 मानिसहरू धेरै संख्यामा मरे। जो मरेका थिएनन् तिनीहरूलाई गिर्खाको रूढीले सताउन थाल्यो र एक्रोनका मानिसहरूको रोदन स्वर्गसम्मै पुग्यो।

6

परमेश्वरको पवित्र सन्दूक फेरि घर लगियो

1 पलिशतीहरूले पवित्र सन्दूकलाई आफ्नो देशमा सात महीनासम्म राखे।

2 पलिशतीहरूले आफना पुरोहितहरू र ज्योतिषीहरूलाई बोलाए भने, “हामीले परमप्रभुको पवित्र सन्दूकलाई के गर्नु पर्ने हो? सुझावदिनुहोस, कसरी सन्दूकलाई फेरि यसको आफ्नै घरमा पठाउन सकिन्छ?”

3 पुरोहितहरू र ज्योतिषीहरूले सुझाव दिए, “यदि तिमीहरूले इसाएलका परमेश्वरको पवित्र सन्दूकलाई पठाउनु भयो भने सौगात नराखी नपठाऊ। तिमीहरूले केही उपहार चढाउँने पर्छ, जसले तिमीहरूको पाप मोचन हुनेछ। त्यसपछि तिमीहरू स्वस्थ र पवित्र हुनेछौ। तिमीहरूले यसो गर्नेपर्छ अनि मात्र परमेश्वरले तिमीहरूलाई दण्डित हुनबाट बचाउँनु हुनेछ।”

4 पलिशतीहरूले सोधे, “इसाएलका परमेश्वरलाई कस्तो प्रकारका भेटीहरू दिएमा हामीलाई क्षमा मिल्ने छ?”

पुरोहितहरू र ज्योतिषीहरूले भने, “यहाँ पलिशतीहरूका शहरका एक-एकजना प्रमुख गरेर जम्मा पाँचजना प्रमुख छन्। तिमी जस्तै तिप्रो सबै प्रमुखहरूले एउटै विमार भोग्नु परिरहेछ। यसर्थ तिमीहरूले पाँचवटा सुनका गिर्खाको नमूना तयार गर। त्यसरी नै पाँचवटा सुनका मूसाको नमूना पनि तयार गर।

5 गिर्खाहरू र मूसाका नमूनाहरू बनाऊ त्यसले देशलाई नष्ट गरिरहेको छ। इस्राएलका परमेश्वरलाई ती सुनका नमूनाहरू भूतानीको रूपमा प्रदान गर। त्यसपछि त्यो हुन सक्ला इस्राएलका परमेश्वरले तिमीहरू, तिमीहरूका देवता र तिमीहरूको देशमा दण्ड दिन बन्द गर्नु हुनेछ।

6 फिन्ऊन र मिश्रीहरू जस्तै हठी स्वभावका नबन। परमेश्वरले मिश्रीहरूलाई दण्ड दिनुभयो। यसो गर्दा मात्र मिश्रीहरूले इस्राएलीहरूलाई मिश्र छोड्नुदिए।

7 “तिमीहरूले एउटा गाडा बनाउनु पर्छ र कहिले खेत नजोतेका दुइवटा दुहना गाई बन्दोबस्त गर्नुपर्छ। ती दुइवटा गाईलाई गाडा तान्ने गरी नारेर त्यसका बाछाहरूलाई भने गोठभित्र थुनिदिनुपर्छ। त्यसो गर्दा बाछाले माऊलाई पछ्याउँन पाउँदैनन।

8 परमप्रभुको पवित्र सन्दूकलाई त्यस गाडा भित्र राखिदिनु। त्यसैको छेउमा नमूनाको थैलो पनि राखि दिनु। त्यो नमूना चाँहि तिप्रो पाप मोचनका निम्ति परमेश्वरलाई भेटी हो। बन्द गाडालाई सोझो बाटो लगाई देऊ।

9 त्यसपछि गाडा कता जान्छ ख्याल राख। यदि गाडा बेत-शोमेशपाट्टि अघि बढेर इस्राएलको भूमिभित्र गयो भने त्यसले यो संकेत दिन्छ, परमप्रभुले नै हामीलाई त्यस्तो दुलो रोग दिनुभएको हो। तर गाई बेत-शोमेश तिर गएन भने हामीले बुझ्नेछौं कि त्यो दण्ड स्वस्व भनिएको देशान इस्राएलका परमेश्वरबाट भएको होइन। हामीले त्यो विमार आफैँ फैलिएको हो भनेर जान्नुपर्ने।”

10 पलिशतीहरूले पुरोहित र ज्योतिषीहरूले भने झैं गरे। पलिशतीहरूले भरखरै ब्याएका दुइवटा गाई खोजेर ल्याए। गाडामा ती गाईहरू नारे र बाछाहरूलाई गोठमा थुनिदिए।

11 त्यसपछि पलिशतीहरूले गाडामा परमप्रभुको पवित्र सन्दूक राखे। सुनका मूसाहरू र गिर्खाको नमूनाहरू हालेको थैलो गाडामा (सन्दूको छेउमा) राखे।

12 गाई गाडा तान्दै सोझै बेत-शोमेशतिर लगे। गाईहरू कराउँदै सडकदेखि दाहिने दैब्रे कतै नताकी अघि बढिरहे। पलिशती शासकहरू पनि बेत-शोमेशको सीमासम्म पछि-पछि गए।

13 बेत-शोमेशका मानिसहरू बेसीमा धमाधम गाँसेको फसल काटिरहेका थिए। तिनीहरूले शिर उठाएर हेर्दा पवित्र सन्दूक देखे। तिनीहरूले त्यस सन्दूकलाई फेरि देख्दा सङ्घि रमाए र दौडेर लिन गए।

14-15 गाडा सोझै बेत-शोमेशका यहोशको खेतमा एउटा दुलो चट्टान अगाडि रोकियो।

बेत-शोमेशका मानिसहरूले त्यो गाडा टुक्रा-टुक्रा पारे। गाईहरूलाई मारेर परमप्रभुलाई बलिको रूपमा चढाए।

लेवी कुल समूहका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक उठाए। तिनीहरूले सन्दूक र सुनका नमूनाहरू राखिएका थैला उठाएर त्यो चट्टानमाथि राखे।

त्यस दिन बेत-शोमेशका मानिसहरूले परमप्रभुलाई होमबलि चढाए।

16 पलिशती शासकहरूले बेत-शोमेशमा घटेका सम्पूर्ण घटना हेरेर त्यही दिन एकोनतिर लागे।

17 यस प्रकार पलिशतीहरूले आफूले गरेका पापबाट क्षमा पाउनलाई परमप्रभुमा गिर्खाको सुनको नमूना उपहार स्वरूप पठाए। तिनीहरूले पाँचवटा सुनका गिर्खाको नमूना प्रत्येक पलिशती शहरमा एक एकवटा पठाए। ती शहरहरू हुन् अश्रदोद, गाजा, अशक्तलोन, गात र एकोन।

18 पलिशतीहरूले सुनका मूसाहरूको नमूना पनि पठाए। सुनका मूसाहरूको नमूना पनि त्यति नै संख्यामा थियो जति ती पाँचै पलिशती शासकहरूको शहरको संख्या थियो। ती शहरहरूका वरिपरि पर्खालहरू थिए अनि प्रत्येक शहरका वरिपरि बस्तीहरू थिए।

बेत-शोमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूकलाई जुन चट्टानमा राखे, त्यो चट्टान अहिले पनि बेत-शोमेशका यहोशको खेतमा छ।

19 जब बेत-शोमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक देखे त्यो हेरचाह गर्ने तिनीहरूलाई सिकाउने त्यहाँ कुनै पूजाहारी थिएन। यसकारणले बेत-शोमेशका सन्तरीजना मानिसहरूलाई परमेश्वरले मार्नुभयो। परमप्रभुले कठोर दण्ड दिनुभयो भनेर बेत-शोमेशका मानिसहरूले अलाप विलाप गर्न थाले।

20 यसैले बेत-शोमेशका मानिसहरूले भने, “यस पवित्र सन्दूकलाई हेरचाह गर्ने पूजाहारी कहाँ छन्? अब यहाँबाट सन्दूक कता लैजाने हो?”

21 किर्यात-यारीममा एकजना पूजाहारी छन्। बेत-शोमेशका मानिसहरूले किर्यात-यारीमका मानिसहरू भएतिर दूत पठाए। दूतले गएर भने, “पलिशतीहरूले परमप्रभुको पवित्र सन्दूक फिर्ता गरिदिए। तल आएर तपाईंहरूले त्यो आफ्नो शहरमा लानु होस्।”

7

1 किर्यात-यारीमका मानिसहरू आए र परमप्रभुको पवित्र सन्दूक लिएर गए। तिनीहरूले परमप्रभुको सन्दूकलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। तिनीहरूले अबीनादाबको छोरा एलाजारलाई परमप्रभुको सन्दूकको रक्षा गर्ने तयारीको सम्बन्धमा एउटा विशेष उत्सव मनाए।

2 किर्यात-यारीममा उक्त सन्दूक बीस वर्षसम्म रह्यो।

परमप्रभुले इस्राएलीहरूलाई रक्षा गर्नुहुन्छ

इस्राएलका मानिसहरूले परमेश्वरको निम्ति चाहना गरे र फेरि परमप्रभुकै अनुशरण गर्न शुरू गरे।

3 शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू सौँचो हृदयले परमप्रभुको शरणमा फर्कन्छौ भने तिमीहरूका माझबाट विदेशी देवताहरूलाई फ्याकी दिनुपर्छ। तिमीहरूले अशतारोका मूर्ति फर्प्याँकि देऊ। परमप्रभुमा सम्पूर्ण रूपले समर्पित गर्नुपर्छ। तिनीहरूले परमप्रभु कै मात्र सेवा गर्नुपर्छ। त्यसपछि परमप्रभुले तिमीहरूलाई पलिशतीहरूका हातबाट बचाउँनु हुनेछ।”

4 यसरी इस्राएलीहरूले बाल अनि अशतारोका मूर्तिहरू फर्प्याँकिदिए। इस्राएलीहरूले परमप्रभुकै मात्र सेवा गर्नथाले।

5 शमूएलले भने, “सबै इस्राएलका मानिसहरूलाई मिस्रपामा भेला गर। म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्छु।”

6 इस्राएलका मानिसहरू मिस्रपामा भेला भए। तिनीहरू परमप्रभुको सामु पानी खन्याएर चोखिए। यसरी तिनीहरूले आफ्नो पाप स्वीकार गरे अनि दिनभरी उपवास बसेर तिनीहरूले भने, “हामीले परमप्रभुका विस्डमा पाप काम गर्थौं।” यसरी शमूएल इस्राएलको न्यायकर्ता र नायक भए।

7 पलिशतीहरूले इस्राएलीहरू मिस्रपामा भेला हुँदैछन् भन्ने कुरो थाहा पाए। पलिशती शासकहरू इस्राएलीहरू विस्ड युद्ध लड्न गए। इस्राएलीहरू पनि पलिशतीहरू आउँदैछन् भन्ने सुनेर डराउन थाले।

8 इस्राएलीहरूले शमूएललाई भने, “परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्नुहोस्। हामीहरूलाई पलिशतीहरूबाट रक्षा गर्नुहोस् भनि परमप्रभुसित भन्दुहोस्।”

9 शमूलले एउटा भेडाको पाटो लिए। उनले परमप्रभुलाई होमबलि अर्पण गर्दै भेडाको पाटोलाई पूर्ण रूपले जलाई दिए। शमूलले इस्राएलका परमप्रभुलाई प्रार्थना चढाए। परमप्रभुले शमूलको प्रार्थनाको जवाफ दिनुभयो।

10 जब शमूलले होमबलि अर्पण गर्दैथिए पलिशतीहरू युद्ध गर्न अघि बढे। तर परमप्रभुले पलिशतीहरूका छेवैमा प्रचण्ड गर्जन उत्पन्न गराउनुभयो। पलिशतीहरूले बुझ्ने सकेनन्। त्यस गर्जनले पलिशतीहरू डराए र तितर-बितर भए। तिनीहरूका शासकले पनि त्यो अवस्थालाई नियन्त्रण गर्न सकेनन्। यसरी इस्राएलीहरूले पलिशतीहरूलाई हराए।

11 इस्राएलका मानिसहरूले मिस्रबाट पलिशतीहरूलाई खेद्वै गए। तिनीहरूले पलिशतीहरूलाई आक्रमण गरे अनि बेत-करसम्मै खेदे। बाटै भरी तिनीहरूले पलिशती सैनिकहरूलाई मारे।

इस्राएलमा शान्ति फर्कियो

12 त्यस पछि शमूलले एउटा विशेष ढुङ्गालाई स्मारकको रूपमा मिस्र र शेनको गाऊँको बीचमा राखे र “सहायताको चट्टान”^{*} नाउँ दिए। शमूलले भने, “परमप्रभुले यस ठाउँसम्म बाटोभरी नै हामीलाई सहायता गर्नुभयो।”

13 पलिशतीहरूको पूरै हार भयो। तिनीहरूले फेरि इस्राएलका भूमिमा प्रवेश गरेनन्। शमूलको जीवनभरी नै परमप्रभु पलिशतीहरूको विरुद्धमा रहनुभयो।

14 पलिशतीहरूले इस्राएलका शहरहरू लिएका थिए। एकोन देखि गातसम्मका शहरहरू र त्यसका छेउ छेउका क्षेत्रहरू पनि फिर्ता लिए। त्यहाँ अमोरीतास र इस्राएली बीच पनि शान्ति थियो।

15 शमूलले आफ्नो सम्पूर्ण जीवनभरी नै इस्राएलीहरूलाई मार्गदर्शन दिए।

16 शमूलले इस्राएलका एक ठाउँ देखि अर्को ठाउँ सम्मका सम्पूर्ण मानिसहरूलाई न्याय दिलाए। प्रत्येक वर्ष देशको एक कुनादेखि अर्को कुनासम्म यात्रा गरे। उनी गिलगल, बेतेल र मिस्रको फेरो मार्थे। यसरी शमूलले इस्राएलमा कुशल र न्याय पूर्वक शासन गरे।

17 शमूलको घर भने रामामा थियो। यसर्थ तिनी सधैँ त्यहाँ जान्थे। शमूलले त्यस शहर देखि नै इस्राएलको न्याय र शासन गर्थे। परमप्रभुका निम्ति शमूलले रामामा एउटा वेदी बनाए।

8

इस्राएलीहरूले राजाको माग गरे

1 शमूल जब वृद्ध भए, तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्ता नियुक्त गरे।

2 शमूलका जेठा छोराको नाउँ योएल थियो। माहिला छोराको नाउँ चाहि अबियाह थियो। योएल र अबियाह बेशबामा न्यायकर्ता थिए।

3 तर शमूलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घस खाने गर्थे। चुपचाप घस लिएर न्यायलयमा अन्याय गर्थे।

4 यसर्थ इस्राएलका सबै बृद्धा-प्रधानहरू शमूललाई भेट्न रामामा भेला भए।

5 बृद्धा-प्रधानहरूले शमूललाई भने, “तपाईं बृद्ध हुनुभयो, तपाईंका छोराहरू तपाईं जस्ता ठीक बाटामा छैनन्। अब, हामीलाई शासन अनि न्याय गर्न अरु देशहरूको जस्तै राजा दिनुहोस्।”

6 यसरी बृद्धा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूलले परमप्रभुमा प्रार्थना गरे।

7 शमूललाई परमप्रभुले भन्नुभयो, “मानिसहरूले जसो भन्छन् त्यसै गर। तिनीहरूले तँलाई अस्वीकार गरेका छैनन्। बरु मलाई अस्वीकार गर्दछन्। तिनीहरूले मलाई तिनीहरूको राजा हुन अस्वीकार गरिरहेका छन्।

8 तिनीहरूले सधैँ जे गर्थे त्यही गर्दछन्। मैले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याएँ। तर तिनीहरूले आज मलाई छोडेर अन्य देवताहरूको सेवा गरे। तिनीहरूले तँलाई पनि त्यस्तै गर्दछन्।

9 यसर्थ मानिसहरूका कुरा सुनेर तिनीहरूले भने झैं गर। तर तिनीहरूलाई एउटा चेतावनी भने दिनु। तिनीहरूलाई भनिदिनु राजाले तिनीहरूलाई के गर्छ। एउटा राजाले मानिसहरूलाई कसरी शासन गर्छन्।”

10 ती मानिसहरूले एउटा राजाको माग गरे। यसकारण परमप्रभुले भन्नु भएका सम्पूर्ण कुराहरू शमूलले मानिसहरूलाई बताए।

11 शमूलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोराहरूलाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्।

12 “राजाले तिमी छोराहरूलाई सैनिक बन्न बाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरु 50 जना भन्दा ज्यादा मानिसका।

“राजाले तिमी छोराहरूलाई उनको खेत जोत्र र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउन लाउनेछन्।

13 “राजाले तिमीहरूका छोरीहरूलाई पनि लानेछन्। तिनीहरूमध्ये कतिलाई खाना पकाउन र रोटी पकाउन विवश गर्नेछन्। अनि कसैलाई अतर बनाउन बाध्य गर्नेछन्।

14 “राजाले तिमीहरूको सबभन्दा असल खेतहरू, दाखको बगैचा र भद्राक्षका रूखहरू लानेछन्। अनि तिनीहरूलाई उसको सेवकहरूको हातमा सुम्पिदिनेछन्।

15 तिमीहरूको अन्न र दाखको फसलको दशौं भाग राजाले लिनेछन्। अनि अधिकारीहरू अनि सेवकहरूको हातमा सुम्पिदिनेछन्।

16 “राजाले तिमीहरूका कमारा-कमारीहरूलाई पनि लैजाने छन। उनले असल जातका पशु र गधाहरू पनि तिमीहरूबाट लिनेछन्। यी सबै लगेर आफ्नै प्रयोगमा लगाउने छन्।

17 तिमीहरूका भेडा बाख्राको दशौं भाग पनि तिनले लिनेछन्।

“अनि तिमी आफै पनि राजाको दास बनिनेछौ।

18 तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।”

19 तर मानिसहरूले शमूलको कुरा सुन्दैसुनेन। तिनीहरूले भने, “होइन! हामीलाई शासन गर्ने एउटा राजा नै चाहिन्छ।

20 तब हामी पनि अरु देश सरह हुनेछौ, हामीलाई नेतृत्व दिने, हाम्रो अघि युद्ध लडने, हाम्रा निम्ति युद्ध गर्ने हाम्रा राजा हुनेछन्।”

21 शमूलले मानिसहरूको भनाइ सुने पछि शमूलले परमप्रभुलाई तिनीहरूका कुरा दोहोर्‍याइदिए।

22 परमप्रभुले जवाफ दिनु भयो, “तिनीहरूले चाहे जस्तै! तिनीहरूलाई एउटा राजा देऊ।”

* 7:12: सहायताको चट्टान अर्थात् “खेन-एजेर” हो।

तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “ठीकै छ! तिमीहरूले एउटा राजा पाउने भयो। अहिले सबै तिमीहरूको शहरमा जाऊ।”

9

शाऊलले पिताका गधाहरूको खोजी गर्छ

1 कृषि बिन्यामिनी कुलका एकजना महत्वपूर्ण मानिस थिए। कृषि अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए। जरोर बकोरतका छोरा थिए। बकोरत, बिन्यामिनी परिवारका मानिस अपीहकका छोरा थिए।

2 कृषिका एकजना शाऊल नाउँ गरेका छोरा थिए। शाऊल अत्यन्तै सुन्दर थिए। त्यहाँ शाऊल जस्तो सुन्दर कोही पनि थिएनन्। उभिंदा शाऊल इस्राएलमा अन्य मानिसहरू भन्दा अग्ला थिए।

3 एक दिन शाऊलका पिता कृषिले आफ्ना गधाहरू हराए। यसकारण कृषिले आफ्ना छोरा शाऊललाई भने, “एकजना नोकरलाई साथमा लिएर गधा खोज्न जा।”

4 शाऊलले गधाहरू खोज्न शुरू गरे। शाऊल एषैमका पहाडी देश हुँदै शलीशको इलाकातिर पुगे। तर शाऊल र नोकरले कृषिका गधाहरूको पत्तो लगाउन सकेनन्। ती दुइजना गधाहरू खोज्दै शालेमका चारैतिर घुमे। तर त्यहाँ पनि गधाहरू थिएनन्। यसकारण तिनीहरूले बिन्यामिनीको प्रदेशमा पनि गधा खोज्दै यात्रा गरे तर त्यहाँ पनि गधाहरू भेट्टाउन सकेनन्।

5 अन्त्यमा, शाऊल र उनका नोकर सप नाउँका शहरमा पुगे। शाऊलले आफ्ना नोकरलाई भने, “हामीहरू फर्को। अब पिताजीलाई गधाहरूको भन्दा हाम्रो चिन्ता ज्यादा भइसक्यो होला।”

6 तर नोकरले भन्यो, “यस शहरमा परमेश्वरका एकजना मानिस हुनुहुन्छ। मानिसहरूले उहाँलाई धेरै मान्छन्। उहाँले जे भन्नुहुन्छ त्यो पुछ। यसकारण हामीहरू शहरमा जाऔं। हुनसक्छ परमेश्वरका मानिसले हामीलाई अब कता जानुपर्ने हो भनिदिनुहुन्छ होला।”

7 शाऊलले आफ्ना नोकरलाई भने, “ठीकै हो, हामी शहरमा जानसक्छौं। तर हामीले त्यस मानिसलाई के दिनसक्छौं र? हामीले बोकेका थैलाका भोजन पनि त सकिँसक्यो। हाम्रोमा परमेश्वरका मानिसलाई दिने केहीभेट्टी पनि छैन। हामी सँग दिने लायकको के छ र!”

8 फेरि पनि त्यस नोकरले शाऊललाई भन्यो, “हेर्नुहोस्, मसँग अलिकति धनको रूपमा चाँदीको एक चौथाई शेकेल छ। यही हामीले ती परमेश्वरका मानिसलाई चढायौं भने उहाँले हामीलाई कता जानुपर्ने हो बताउनुहुन्छ।”

9-10 शाऊलले आफ्ना नोकरलाई भने, “त्यो असल सुझाव हो! हामी जाऔं!” यसरी तिनीहरू शहरमा गए जहाँ परमेश्वरका मानिस थिए।

11 शाऊल र तिनका नोकर पहाड उक्लँदै शहरतिर जाँदै थिए। तिनीहरूले केही जवान सीहरूलाई बाटोमा भेटे जो पानी भर्न आएका थिए। शाऊल र तिनका नोकरले ती टिटीहरूलाई सोधे, “के दर्शी घैरमा हुनुहुन्छ?” (प्राचीन समयमा आमगवकाललाई “दर्शी” भन्थे।)

12 टिटीहरूले जवाफ दिए, “ज्यू, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरू भन्दा अघि जाँदै हुनुहुन्छ। उहाँ आजै शहरमा आउनुहुन्छ। मानिसहरूले भेला भएर उच्च स्थानहरूमा मेलबलि चढाउने भएका छन्।

13 कृपया जानुहोस् र उहाँलाई शहरमा भेट्नुहुन्छ। यदि तपाईंहरूले चाँडो गर्नुभयो भने उहाँ दर्शीलाई आराधनालयमा खान जानुभन्दा पहिले भेटिहाल्नुहुन्छ। किनभने दर्शीले बलिदानलाई आशीर्वाद दिनुपर्छ। मानिसहरूले उहाँ त्यहाँ नपुगाञ्जेल भोजन गृहण गर्दैनन्। यसकारण चाडो जानुहोस्।”

14 शाऊल र तिनका नोकर शहर पुग्न पहाडको बाटो उक्लन थाले। जस्तो तिनीहरू शहरभित्र पर्दै थिए, त्यस्तै शमूएल उनीहरूका अधिल्लिर देखा परे। शमूएल आराधना स्थानतिर जानलाग्दै थिए।

15 एक दिन अगाडि परमप्रभुले शमूएललाई भन्नुभएको थियो,

16 “भोलि म यही समय पारेर एउटा मानिसलाई तँ कहाँ पठाउनेछु। यो मानिस बिन्यामिनी कुलको सदस्य हो। तैले त्यसलाई अभिषेक गरिदिनुपर्छ। त्यसपछि त्यो मानिस मेरा इस्राएली मानिसहरूका प्रमुख हुनेछ। त्यस मानिसले हाम्रा मानिसहरूलाई पलिशतीहरूबाट बचाउने छ। मैले मेरा मानिसहरूको कष्ट देखे र रोदन सुनेकोछु।”

17 शमूएलले शाऊललाई देखे अनि परमप्रभुले भन्नु भयो, “मैले तँलाई भनेको मानिस यही हो। यसैले मै मेरो मानिसहरूलाई शासन गर्नेछु।”

18 शाऊलले मूल-द्रामा शमूएल कहाँ आए भने, “कृपया दर्शी कहाँ हुनुहुन्छ, बताइ दिनुहुन्छ कि?”

19 शमूएलले भने, “म नै दर्शी हूँ। म भन्दा पहिले नै आराधनाको ठाउँमा जाऊ। तिमी र तिम्रा सेवकले आज मसित खाना खानेछौ। म तिमीलाई भोलि बिहान घर जानदिनेछु र जे सोध्नु छ बिहानै सोध्नु।

20 ती गधाहरूको चिन्ता नगर जो तीन दिन पहिले हराएका थिए। ती गधाहरू फेला परिसकेका छन्। अब तिमीलाई सारा इस्राएलले नै खोजिरहेकोछ। तिनीहरूले तिमी र तिम्रा पिताका परिवारलाई नै चाहान्छन्।”

21 शाऊलले जवाफ दिए, “तर म त बिन्यामिनी कुलको सदस्य हूँ। हाम्रो परिवार इस्राएलको सबै भन्दा सानो परिवार समूह हो। त्यस माथि पनि बिन्यामिनी कुलभित्र पनि हाम्रो परिवार समूह सबैभन्दा सानो छ। तपाईं किन भन्नुहुन्छ कि इस्राएलले मलाई चाहन्छ?”

22 त्यसपछि शमूएलले शाऊल र तिनका नोकरलाई भोजनालयतिर लिएर गए। लगभग तीस जना मानिसहरू एकसाथ खाना खान र बलिदानमा भाग गर्न निम्त्याइएका थिए। शमूएलले शाऊल र तिनका नोकरलाई महात्वपूर्ण स्थानमा बसाए।

23 शमूएलले भान्सेलाई भने, “जो मैले तिमीलाई दिएको थिए त्यो मासु ल्याउनु। त्यो मासुको अंश मैले तिमीलाई सुरक्षित राख्न भनेको थिएँ।”

24 भान्सेले फिला ल्यायो अनि शाऊलको अघि टेबलमा राख्यो। शमूएलले भने, “यो त्यही मासु हो जुन मैले तिम्रो निम्ति सुरक्षित राखेको थिएँ। यो खाऊ कारण यो यस्तै विशेष दिनको निम्ति तिम्रो सम्मानको लागि सुरक्षित राखेको थियो।” यसरी त्यस दिन शाऊलले शमूएलसँग खाना खाए।

25 खाना खाइसके पछि आराधनालयबाट झर्दै तिनीहरू शहरतिर लागे। शमूएलले शाऊलका निम्ति कौसीमा ओछ्यान लगाए शाऊल त्यहाँ सुते।

26 भोलिपल्ट बिहानै शमूएलले शाऊललाई उठाउँदै भने, “उठ, म तिमीलाई बाटो देखाइदिन्छु।” शाऊल उठे अनि शमूएलकासाथ घरबाट बाहिरिए।

27 शहरको किनारतिर शाऊल, तिनका नोकर र शमूएल अघि बढ्दै थिए। शमूएलले शाऊललाई भने, “तपाईंको नोकरलाई हामी भन्दा अघि हिंडु भन्नुहोस्। मैले तपाईंलाई परमेश्वरको संदेश सुनाउन बोकी नै छु।” नोकर तिनीहरू भन्दा केही अघि हिंडुन थाल्यो।

10

शमूएलले शाऊललाई अभिषेक गरिदिए

1 शमूएलले एक ढुंगो विशेष तेल लिएर शाऊलको टाउकोमा खन्याइ दिए। शमूएलले म्वाइ खाँदै भने, “परमप्रभुले तपाईंलाई आफ्ना मानिसहरूका अगुवाको रूपमा अभिषेक गर्नुभएको छ। तपाईंले परमप्रभुका मानिसहरूलाई शासन गर्नुहुनेछ तपाईंले तिनीहरूलाई चारैतिरका शत्रुबाट रक्षा गर्नुपर्छ। परमप्रभुले तपाईंलाई आफ्नो मानिसहरूको शासकको रूपमा अभिषेक गर्नुभएको हो। यहाँ एउटा संकेत छ त्यसले यो सत्य हो भनि प्रमाण दिइने छ।

2 आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहानेरे सेलमहमा दुइजना मानिसहरू भेटाउनु हुनेछ। ती दुइजना मानिसहरूले भनेछन्, 'तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुती गर्दै भन्दै हुनुहुन्छ, अब म मेरो छोराको लागि के गर्दु?' "

3 तब शमूलले भने, "तपाईंहरू ताबेरमा बज्रौंठको रूख नआइजेलसम्म अघि बढ्नुहोस्। त्यहाँ तीनजना मानिसहरू भेट्नुहुनेछ। तिनीहरू बेतेलमा परमेश्वरको आराधना गर्न गइरहेका हुनेछन्। ती मध्येको पहिलोले तीनवटा पाठा बोकेको हुनेछ। दोस्रोले तीनवटा रोटी र तेस्रोले एक मशक दाखरस बोकेको हुनेछन्।

4 ती तीनै जना मानिसले तपाईंलाई अभिवादन गर्नेछन्। तिनीहरूले दुइवटा रोटी दिनेछन्। ती दुइजटै रोटी तपाईंले स्वीकार गर्नुपर्छ।

5 त्यहाँबाट तपाईं गिबियत एलोहिम जानुपर्छ। त्यहाँ पलिशतीहरूको एउटा चौकी छ। जब तपाईं त्यस शहरमा पुग्नुहुन्छ केही अगमवक्ताहरू निकलदै गरेको भेट्नु हुनेछ। ती अगमवक्ताहरू आराधनास्थानबाट झर्दै गरेका हुनेछन्। तिनीहरूले अगमवाणीहरू बोलिरहेका हुनेछन्। तिनीहरूले खैजडी, ढोलक, बाँसुरी र वीणा बजाउँदै गरेका हुनेछन्।

6 त्यति बेला परमप्रभुको आत्मा तपाईंमाथि अनुहुनेछ र तपाईंलाई शक्ति दिनुहुनेछ, तपाईं परिवर्तन हुनुहुनेछ। तपाईं भिन्न मानिस हुनुहुनेछ। तपाईं पनि ती अगमवक्ताहरूसितै अगमवाणी बोल्नसक्ने हुनुहुन्छ।

7 यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किन? किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ।

8 "म भन्दा पहिले गिलगाल जानुहोस्। त्यसपछि म तपाईं भएकोमा आउने छु। म त्यहाँ होमबलि र मेलबलि चढाउनेछु। तर तपाईंले सात दिन पर्खनु पर्नेछ। तब म आउनेछु अनि तपाईंले के गर्नुपर्छ म बताउनेछु।"

शाऊल अगमवक्ताको रूपमा

9 जब शाऊल शमूलबाट बिदा लिन फर्के, परमेश्वरले शाऊलको जीवन नै अर्कै बनाइदिनुभयो। त्यही दिन यी सबै घटनाहरू घटे।

10 शाऊल र तिनको नोकर गिबियथ एलोहिम गए। त्यहाँ शाऊलले अगमवक्ताहरूको एक समूहलाई भेटे। परमेश्वरको आत्मा शक्तिसाथ शाऊलमाथि तर्सन्ने उत्रियो अनि शाऊलले पनि ती अगमवक्ताहरूको समूहमा अगमवाणी गर्नुभयो।

11 ति-जसले शाऊललाई पहिले देखि चिन्थे उनीहरूले शाऊललाई अगमवाणी गरेका देखे। यसर्थ तिनीहरूले एक अर्कासित प्रश्न गर्न थाले, "कीशको छोरालाई के भयो? के शाऊल पनि अगमवक्ताहरू मध्ये एउटा हो?"

12 गिबियथ एलोहिमका एकजनाले भने, "हो! यस्तो देखिदैंछ, ऊ नै तिनीहरूका गुरू हुन्।" यसैकारण यो भनाइ प्रचलित छ: "के शाऊल पनि एउटा अगमवक्ता नै हो?"

शाऊल घर पुग्छन्

13 शाऊलले अगमवाणी बोल्न छोडेपछि घरकै छेउको स्थानमा आराधना गर्न गए।

14 शाऊलका काकाले शाऊललाई र त्यस नोकरलाई भने, "कता गएका थियौ?"

शाऊलले भने, "हामी गधाका खोजीमा थियौं। जब हामीहरूले तिनीहरूलाई पाउँन सकेनौं त्यसपछि हामी शमूललाई भेट्न गयौं।"

15 शाऊलका काकाले भने, "मलाई भन त, शमूलले के-के भने?"

16 शाऊलले भने, "शमूलले हामीलाई गधाहरू पाइसकेको छ भने।" शाऊलले प्रत्येक कुराहरू बताएनन्। राज्यको बारेमा शमूलले भनेको कुरा बताएनन्।

शमूलले शाऊललाई राजा घोषित गर्छन्

17 शमूलले सबै इसाएलका मानिसहरूलाई मिस्रपामा परमप्रभुहरूको भेला हुन बोलाए।

18 शमूलले इसाएलका मानिसहरूलाई भने, "परमप्रभु इसाएलका परमेश्वर भन्नुहुन्छ, 'मैले इसाएललाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई मिश्रको अर्धीनबाट बचाएँ र अन्य राष्ट्रहरूबाट पनि बचाएँ जसले तिमीहरूलाई चोट पुर्याउन चाहन्थे।'

19 तर आज तिमीहरूले आफ्नो परमेश्वरलाई अस्वीकार गर्नु। तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै दुःख र कष्टहरूबाट बचाउनुभयो। तर तिमीहरू भन्थौं, 'होइन, हामीलाई शासन गर्ने एउटा राजा चाहिन्छ।' यसैकारणले अब परमप्रभुको अगाडि परिवारका सदस्यहरू र परिवार समूहहरू लिएर उपस्थित होऊ।"

20 शमूलले इसाएलका सबै परिवार समूहलाई उपस्थित गराए। त्यसपछि शमूलले नयाँ राजा छान्न थाले। पहिलो बिन्यामिनी कुल समूह चुनियो।

21 शमूलले बिन्यामिनी कुलसमूहका प्रत्येकलाई एक-एकजना गरेर अगाडि जानु भने। त्यसपछि मन्त्रीको परिवारलाई चुनियो। त्यसपछि त्यही मन्त्री परिवारको प्रत्येकलाई एक एकजना गरेर अगाडि जानु भने। यसरी कीशका छोरा शाऊललाई चुनियो।

जब मानिसहरूले शाऊललाई खोजे, त्यहाँ शाऊललाई भेट्टाएनन्।

22 अनि तिनीहरूले परमप्रभुसित सोधे, "शाऊल यहाँ अझै आइपुगेकै छैनन्?"

परमप्रभुले भन्नुभयो, "त्यो त्यहाँ भेट्टी चढाइएका सामानहरूको पछि लुकेकोछ।"

23 मानिसहरूले शाऊललाई सामानहरूको पछाडिबाट खोजेर निकाले। शाऊल मानिसहरूका माझमा खडा भए। त्यहाँ शाऊल अरु भन्दा अग्ला थिए।

24 शमूलले सबै मानिसहरूलाई भने, "परमप्रभुले चुनुनु भएको मानिसलाई हेर। मानिसहरूमा शाऊल जस्तो मानिस अर्को कोही छैन।"

त्यसपछि मानिसहरूले नारा लगाए, "हाम्रा राजा दीर्घायु रहनु।"

25 शमूलले राज्यका नियमहरू मानिसहरूलाई बुझाए। यो एउटा पुस्तकमा पनि लेखे र यस व्यवस्थाको पुस्तकलाई परमप्रभुको अधि राखे। तब तिनले मानिसहरूलाई घर जानु भने।

26 शाऊल पनि गिबामा आफ्ना घर गए। अनि केही वीरपुरुषहरू शाऊलसित गए। अनि परमेश्वरले यी वीर पुरुषहरूको हृदय छुनुभयो।

27 तर कोही बदमाशहरूले भने, "यो मानिसले हामीलाई कसरी रक्षा गर्छ?" तिनीहरूले शाऊलको बिस्टुमा नराप्न भन्न थाले र उपहार नदिनेभए। तर शाऊलबाट कुनै प्रतिक्रिया भएन।

अम्मोनीहरूका राजा नाहाश

अम्मोनीका राजा नाहाशले गाद र स्बेन कुल समूहलाई सताइरहेका थिए। नाहाशले प्रत्येक पुरुषको एउटा दाहिने आँखा निकाल्न लगायो। नाहाशले तिनीहरू कसैलाई पनि सहायता गर्न दिएनन्। अम्मोनीका राजा नाहाशले यर्दन नदीको पूर्वतिर बसे प्रत्येक इसाएली मानिसहरूको दाहिने आँखा निकाले। तर 7,000 इसाएली मानिसहरू अम्मोनीबाट भागेर याबेश गिलाद आए।

11

1 झण्डै एक महिना पछि अम्मोनी नाहाश र तिनका सेनाहरूले याबेश गिलादलाई चारैतिरबाट घेरे। याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “यदि तपाईंले हामीसँग सन्धि गर्नुभयो भने हामी तपाईंका प्रजा बन्न तयार छौं।”

2 तर अम्मोनी नाहाशले भने, “यदि मैले जम्मे इस्त्राएलीहरूका दाहिने आँखा घोरै निकाल्न सकें भने म तिमीहरूसित सन्धि गर्नेछु। तब मात्र सारा इस्त्राएलको बेइज्जत हुनेछ।”

3 याबेशका प्रमुखले भने, “हामीलाई सात दिनको समय दिनुहोस्। सारा इस्त्राएलमा हामी दूत पठाउँछौं। यदि कोही पनि सहायता गर्न आएनन् भने हामी आएर तपाईंको अधि समर्पित हुनेछौं।”

शाऊलले याबेश गिलादलाई बचाउँछन्

4 ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे। तिनीहरूले मानिसहरूलाई समाचार दिए। मानिसहरू समाचार सुनेर रुन थाले।

5 शाऊल आफ्ना खेतबाट गाईहरू लिएर फर्कंदै थिए। शाऊलले खेतको अधि आउँदा मानिसहरू रोइरहेका सुने। शाऊलले भने, “मानिसहरूले के कष्ट भयो? किन रोइरहेकाछन्।”

मानिसहरूले याबेशका दूतहरूले जे खबर ल्याएका थिए शाऊललाई बताए।

6 शाऊलले ध्यान दिएर सबै सुने। त्यति नै बेला शाऊलमाथि परमेश्वरको आत्मा उत्रिनुभयो। शाऊल साह्रै रिसाए।

7 शाऊलले एक जोडी गाई ल्याए अनि टुक्रा-टुक्रा पारे। अनि ती मासुका टुक्राहरू सबै ती खबर ल्याउने दूतहरूलाई दिए। तिनले ती सबै मासुको टुक्राहरू इस्त्राएलभरी पुर्याउन दूतहरूलाई आदेश दिए। यो सन्देश इस्त्राएलीहरूलाई दिनुभनि तिनीहरूलाई भने, “आऊ अनि शाऊल र शमूएललाई अनुशरण गर। यदि कसैले यो गर्दैन भनि तिनीहरूलाई पनि उसको गाईलाई गरेको व्यवहार गरिनेछ।”

परमप्रभुबाट मानिसहरूमा ज्यादै डर पर्यो। यसकारण मानिसहरू एकसाथ सबै एउटै मानिसजस्ता भई निस्कें।

8 शाऊलले सबै मानिसहरूलाई बेजेकमा एकसाथ भेला गराए। त्यहाँ इस्त्राएलका 3,00,000 र यहूदाका 30,000 मानिसभेला भए।

9 शाऊल र तिनका सैनिकहरूले याबेशका दूतहरूलाई भने, “गिलादमा याबेशका मानिसहरूलाई भन भोली मध्यान्हभित्र तिमीहरूको उद्धार हुनेछ।”

दूतहरूले शाऊलको सु-सन्देश याबेशका मानिसहरूलाई दिए। याबेशका मानिसहरू अतिनै खुशी भए।

10 त्यसपछि याबेशका मानिसहरूले अम्मोनी नाहाशलाई भने, “भोली हामी तपाईंकहाँ आउनेछौं। तपाईंलाई जे इच्छा लाख हामीलाई त्यही गर्नुहोस्।”

11 भोलिपल्ट शाऊलले आफ्ना सैनिकहरूलाई तीन खण्डमा बाँडे। सूर्योदयको समयपछि शाऊल र तिनका सैनिकहरू अम्मोनीहरूको छाउनी भित्र पसे। जब शाऊलले आक्रमण गरे यो रातमा बसे रक्षक दलको अदला-बदली गर्ने समय थियो, शाऊल र तिनका सैनिकहरूले अम्मोनीहरूलाई मध्याह्न भन्दा पहिले नै हराए। सबै अम्मोनी सैनिकहरू तितर-वितर भए। दुइजना अम्मोनी सैनिक एकसाथ हुने मौका कतै पाएनन्।

12 सात मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू कहाँ छन् जसले शाऊललाई राजाको रूपमा शासन गरेको हेर्न चाहनेन। ती मानिसहरू हाम्रा सामु झिकाईउन्न। हामी तिनीहरूलाई मारौं।”

13 तर शाऊलले भने, “होइन, आज कसैलाई मारु हुँदैन। आज परमप्रभुले इस्त्राएलको रक्षा गर्नु भएको छ।”

14 त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आऊ, हामी गिलगाल जाऊं। गिलगालमा हामी शाऊललाई फेरि राजाकोरूपमा घोषणा गरौं।”

15 यसरी सबै गिलगाल गए। त्यहाँ परमप्रभुको अगाडि शाऊललाई मानिसहरूले राजा बनाए। तिनीहरूले परमप्रभुलाई मेलबलि पनि चढाए। शाऊल र सबै इस्त्राएलीहरूले ठूलो हँसमा उत्सव मनाए।

12

शमूएलले राजाबारे बताए

1 शमूएलले सबै इस्त्राएलीहरूलाई भने: “तिमीहरूले भनेको प्रत्येक कुरा मैले गरे। तिमीहरू माथि राजा नियुक्त गरे।

2 अब तिमीहरूलाई अगुवाई गर्नको निम्ति राजा हुनुहुन्छ। म बुढो भएँ तर मेरा छोराहरू तिमीहरूसित छन्। जब म एउटा ठीटो थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा भएर थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा भएर आएँ।

3 अहिले म यहाँ छु। यदि मैले कुनै भूलचुक गरेको भए परमप्रभुको अधि अनि परमप्रभुले चुनु भएको राजाअधि तिमीहरूले भन्नुपर्छ। के मैले कसैको गाई अथवा गधा चोरें? कसैलाई ठगे वा कष्ट पुर्याएँ? के मैले पैसा अथवा एक जोडी जुता कहिले घुस लिएकोछु? यदि मैले यस्तो केही गरेको भए त्यसलाई म सच्याउनेछु।”

4 सबै इस्त्राएलीहरूले जवाफ दिए, “होइन! तपाईंले हामी कसैलाई पनि केही नराप्ने गर्नुभएन। हामीलाई कहिले पनि ठगनुभएन र केही पनि लिनुभएन।”

5 शमूएलले इस्त्राएलीहरूलाई भने, “परमप्रभु र उहाँले चुनु भएको राजा गवाही हुनुहुन्छ। तिमीहरूले जे-जे भन्दैछौं उहाँ दुइजनाले सुन्दैहुनुहुन्छ। उहाँहरूलाई पनि थाहा भयो तिमीहरूले मलाई कुनै दोष दिएनौं।” सबै मानिसहरूले एकसाथ जवाफ दिए, “साँच्चै हो! परमप्रभु नै गवाही हुनुहुन्छ।”

6 तब शमूएलले मानिसहरूलाई भने, “हो परमप्रभु हाम्रो गवाही हुनुहुन्छ। परमप्रभुले नै मोशा र हास्नलाई चुनुनुभयो। अनि उहाँ नै हुनुहुन्छ जसले तिम्रा पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो।

7 अब तिमीहरू त्यहाँ खडा होऊ, म तिमीहरूलाई परमप्रभुले तिम्रा पिता-पुर्खाहरू र तिमीहरूका लागि गर्नुभएका ती राम्रा अर्थहरू बताउँछु।

8 “याकूब मिश्र गए पछि मिश्र बासीहरूले उसका सन्तानहरूको जीवनलाई धेरै कष्टमय बनाए। यसर्थ तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति रोइकुराई गरे। परमप्रभुले मोशा र हास्नलाई पठाउनु भयो। मोशा र हास्नले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर लिएर आए अनि यही ठाउँमा बसे व्यवस्था मिलाई दिए।

9 “तर तिम्रा पिता-पुर्खाहरूले परमप्रभु परमेश्वरलाई त्यागे। यसकारण परमप्रभुले तिनीहरूलाई सीसराका दास हुन दिनुभयो। सीसरा हासोरका सेनाका सेनापति थिए। त्यसपछि परमप्रभुले तिनीहरूलाई पलिशती र मोआबका राजाका हातमा सुम्पिदिनुभयो। तिनीहरू सबै तिम्रा पिता-पुर्खाहरूको विरुद्ध लडे।

10 तर तिमीहरूका पिता-पुर्खाहरूले रूँदै परमप्रभुलाई सहायता मागे। तिनीहरूले भने, ‘हामीले पाप गर्यौं। हामीले परमप्रभुलाई छाडेर झूटो देवता बाल र देवी अशतारोतको सेवा गर्यौं। अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्, हामी तपाईंका सेवक बन्नेछौं।’

11 “यसकारण परमप्रभुले यरूबाल, बाराक, यिथह अनि शमूएललाई त्यहाँ पठाउनुभयो। परमप्रभुले तिमीहरूको चारैतिरका शत्रुहरूबाट तिमीहरूलाई रक्षा गर्नुभयो यसकारण तिमीहरू सुरक्षित रह्यौं।

- 12 त्यस समयमा पनि अम्मोनीको राजा नाहाश तिमीहरूको विरुद्ध लडन आएको देख्यो। तिमीहरूले भन्थ्यो, 'होइन, हामीहरूमाथि शासन गर्ने राजा नै चाहिन्छ।' तिमीहरूले यही भन्थो यद्यपि परमप्रभु तिमीहरूका परमेश्वर नै राजा हुनुहुन्थ्यो।
- 13 अब तिमीहरूले चुनेका राजा यहाँ छन्। परमप्रभुले तिमीहरूमाथि राजालाई नियुक्ति गर्नुभयो।
- 14 यदि तिमीहरूले उहाँलाई सम्मान गर्थौ भने परमप्रभुले तिमीहरूको रक्षा गर्नु हुन्छ। तर तिमीहरूले परमप्रभुको डर राख्दै सम्मान गर्नु पर्नेछ। आदेश पालनगर्दै सेवा गर्नुपर्ने छ। उहाँको विरुद्धमा जाने छैनौ। तिमीहरूका साथै तिमीहरूलाई शासन गर्ने राजाले पनि परमप्रभु तिमीहरूका परमेश्वरको अनुसरण गर्नुपर्छ। यदि तिमीहरूलाई भनेका कुराहरू पालन गर्छौ भने परमेश्वरले तिमीहरूलाई रक्षा गर्नुहुनेछ।
- 15 तर यदि परमप्रभुले भनेका तिमीहरूले मानेनौ उहाँको विरुद्धमा गयो भने, उहाँ पनि तिमीहरू र तिमीहरूका शासकको विरुद्धमा जानुहुनेछ।
- 16 "अब अझै चुपचाप उभिएर त्यो अचम्मको कामलाई हेर, जुन परमप्रभुले तिमीहरूका आँखा अगाडि गर्नुहुनेछ।
- 17 यो गर्नुको फसल काट्ने समय हो। म परमप्रभुसँग प्रार्थना गर्नेछु। म उहाँसँग बिजुली चम्केंदै पानी पार्ने बिन्ती गर्नेछु। तब तिमीहरूलाई यो थाहा लाग्ने छ कि तिमीहरूले परमप्रभुको विरुद्धमा राजा मागेर भूल काम गरेका छौ।"
- 18 यसकारण शमूलले परमप्रभुसँग प्रार्थना गरे। त्यही दिन परमप्रभुले मेघ गर्जनसित पानी बसाउनु भयो। यसकारणले गर्दा मानिसहरू परमप्रभु र शमूलसँग सार्है डराए।
- 19 सबै मानिसहरूले शमूललाई भने, "दया गरेर परमप्रभु तपाईंका परमेश्वरलाई हाम्रो निम्ति प्रार्थना गरिदिनु होस्, तपाईंका सेवकहरूका निम्ति हामीहरूलाई नष्ट हुन नदिनु होस्। हामीले धेरै चोटि पाप गरेका छौ। हामीले राजा मागेर फेरि अर्को पाप थपेका छौ।"
- 20 शमूलले जवाफ दिए, "नडराऊ! यो सत्य हो! तिमीहरूले त्यस्ता नराफ्रा कामहरू गर्थौ। तर परमप्रभुलाई पछुउन नछोड। हृदय देखि नै परमप्रभुको सेवा गर।
- 21 देवताका मूर्तिहरू केवल मूर्ति मात्र हुन्। त्यसले तिमीहरूलाई सहायता गर्दैन। यसर्थ त्यसको पूजा नगर। देवताका मूर्तिहरूले न त तिमीहरूलाई सहायता गर्न सक्छन् न त रक्षा नै गर्न सक्छन्। तिमीहरू केहि होइनन्।
- 22 "तर परमप्रभुले आफ्ना मानिसहरूलाई छोडनु हुँदैन। परमप्रभु तिमीहरूलाई आफ्नो मानिस बनाएर प्रसन्न हुनुहुन्थ्यो। यसर्थ उहाँले आफ्नो नाउंको खातिर तिमीहरूलाई त्याग्न हुनेछैन।
- 23 अनि म तिमीहरूका निम्ति प्रार्थना गर्न छोडने छैन। यदि मैले तिमीहरूका लागि प्रार्थना गरिँ भने परमप्रभु विरुद्ध मेरो पाप हुनेछ। म तिमीहरूलाई शिक्षा दिइरहन्छु ताकि तिमीहरूले राम्रो र सही जीवन जिउनेछौ।
- 24 तर तिमीहरूले परमप्रभुको डर अनि आदर गर्नेपर्छ। तिमीहरूको सम्पूर्ण हृदयले परमप्रभुको सेवा हुनुपर्छ। उहाँले तिमीहरूका निम्ति गर्नुभएको अचम्मका कार्यहरूलाई सम्झौं।
- 25 तर यदि तिमीहरूले हठी र लगातार दुष्ट कार्य गरिरह्दौ भने: परमेश्वरले तिमीहरू र तिमीहरूका राजालाई नष्ट गर्नु हुनेछ।"

13

शाऊलले पहिलो भूल गर्छन्

- 1 त्यसबेला शाऊलले राजाको रूपमा एक वर्ष विताइसकेका थिए। जब इस्राएलमा शासन गरेको दुई वर्ष भएको थियो,
- 2 तिनले इस्राएलबाट 3,000 पुरुषलाई छाने। त्यसमध्ये 2,000 पुरुष मिकमाशमा बेतेलको पहाडी प्रदेशमा रहनथाले। त्यहाँ 1,000 मानिसहरू बिन्यामीनको अन्तरगत गिबामा जोनाथनसित रहनथाले। बाँकी रहेका सैनिकहरूलाई घर पठाइदिए।
- 3 जोनाथन गिबामा गए र पलिशतीहरूलाई तिनीहरूकै छाउनीमा हराए। पलिशतीहरूले यो सुने। तिनीहरूले भने, "हिब्रूहरूले विद्रोह गरे।" शाऊलले मानिसहरूलाई सारा इस्राएल भरी तुरही फुकन आज्ञा गरे र भने, "जे भएको छ हिब्रूहरूले सुनोस्।"
- 4 सबै इस्राएलीहरूले यो खबर सुने। तिनीहरूले भने, "शाऊलले पलिशतीका अगुवाहरूलाई मारे। अब भने पलिशतीहरूले साँच्चै इस्राएलीहरूलाई घृणा गर्नेछन्।"
- इस्राएलीहरूलाई शाऊलसँग भेट्नका निम्ति गिलगालमा बोलाइयो।
- 5 पलिशतीहरू इस्राएलसित लडनलाई भेला हुनथाले। पलिशतीहरूसँग 3,000 रथ र 6,000 घोडसवारी थिए। बालुवाका कण किनारमा थुप्रिए झैं पलिशती सैनिकहरू थुप्रिएका थिए। मिकमाशमा पलिशतीहरूले छाउनी हालेका थिए। (मिकमाश बेत-आवेनको पूर्वतिर पर्छ।)
- 6 इस्राएलीहरूले बुझे कि तिनीहरू खतरामा थिए। तिनीहरूलाई पलिशतीहरूले धेरा हालेका थिए अनि तिनीहरू गुफा चर्कीएको चट्टानमा दगुरेर गए कुवा र अरू ठूलोहरू तिर लुके।
- 7 कोही हिब्रूहरू त यदन नदी पार गरेर गाद अथवा भागेर गिलाद तिर पुगे। शाऊल भने गिलगालमा नै थिए। तिनका सम्पूर्ण सैनिकहरू डरले कामिरहेका थिए।
- 8 शमूलले भने उनी शाऊलसित गिलगालमा भेट्ने छन्। शाऊलले सात दिनसम्म पर्छे। तर शमूल गिलगाल जाँदै गएपन यसर्थ शाऊललाई सैनिकहरूले छोड्न शुरू गरे।
- 9 त्यति बेला शाऊलले भने, "मेरो निम्ति होमबलि र मेलबलि जुटाइदऊ।" त्यसपछि शाऊलले होमबलि चढाए।
- 10 तब शाऊलले बलि भेटी चढाउन सके, शमूल पनि त्यहाँ आइपुगे। शाऊल तिनीलाई भेट्न गए।
- 11 शमूलले सोधे, "तपाईंले यो के गर्नुभयो?" शाऊलले जवाफ दिए, "धमाधम सैनिकहरूले मलाई छोड्नलागे। तपाईं पनि यहाँ हुनुहुन थियो, अनि पलिशतीहरू मिकमाशमा भरिएका थिए।
- 12 मैले सोचे, 'पलिशतीहरू यहाँ गिलगालमा आएर मलाई आक्रमण गर्नेछन्। मैले अहिलेसम्म परमप्रभुलाई सहायताको निम्ति बिन्ती पनि गरिँन। अन्त्यमा बाध्य भएर मैले होमबलि चढाएँ।'
- 13 शमूलले भने, "तपाईंले मूर्खता पूर्ण काम गर्नुभयो। तपाईंले परमप्रभु तपाईंका परमेश्वरको आदेशको पालन गर्नुभएन। यदि तपाईंले परमेश्वरको आदेशको उड्छन नगरेको भए परमेश्वरले तपाईंको परिवारलाई सदाको निम्ति इस्राएलको शासन दिनुहुन्थ्यो।
- 14 अब तपाईंको शासन अझ अघि बढने छैन। परमप्रभुले यस्तो मानिस खोज्नु भएको थियो जसले उहाँको आदेश पालन गर्छ। परमप्रभुले उहाँले चाहेको जस्तो मानिस भेट्याउनु भएको छ र परमप्रभुले त्यही मानिसलाई आफ्ना मानिसहरूको प्रमुख बनाउनु हुनेछ। तपाईंले परमप्रभुको आदेश पालन गर्नु भएन यसकारण उहाँले अर्को नया राजा छान्नु हुनेछ।"
- 15 त्यसपछि शमूल उठे र गिलगाल छाडेर गए।

मिकमाशको युद्ध

शाऊल र उसका केही बँचेका सैनिकहरूले गिलगाल छोडे। तिनीहरू बिन्यामीनको गिवातिर गए। शाऊलले अहिलेसम्म आफ्ना साथ नछोडने मानिसहरूको गन्ती गरे। तिनीहरू प्रायः 600 जति रहेछन्।

16 शाऊल, तिनका छोरा जोनाथन र उनीसित भएका सैनिकहरू बिन्यामीन कहाँ गिबामा गए।

पलिशतीहरूले मिकमाशमा छाउनी हालेका थिए।

17 पलिशतीहरूले त्यहाँ रहेका इस्राएलीहरूलाई दण्ड दिने निश्चय गरे। तिनीहरूका शक्तिशाली सैनिकहरूले आक्रमण शुरू गरे। पलिशती सैनिकहरू तीन भागमा बाँडिएका थिए। पहिलो दल उत्तरतिरको ओष्रा जाने सडकबाट शाऊल तर्फ लागे।

18 दोस्रो दक्षिण पूर्व बथ-होरोन जाने सडक तर्फ लागे तेस्रो दल चाहि पूर्वतिरको सीमासम्म पुग्ने सडकतिर लागे। यो सडक सबोइमको बेसीमा मरुभूमि तर्फ फैलिएर गएको थियो।

19 इस्राएलका मानिसहरूले फलामका हात हतियार बनाउन जान्दैनथे। त्यस समय इस्राएलमा लोहार पाइँदैनथ्यो। पलिशतीहरूले इस्राएलीहरूलाई फलामको हात हतियार बनाउन सिकाएनन् कारण इस्राएलीहरू आफैले फलामको हात हतियार बनाए भने पलिशतीहरूलाई खतरा हुन्छ।

20 पलिशतीहरूले मात्र हात हतियारमा उध्याउँथे। यदि इस्राएलीहरूलाई आ-आफ्ना हात हतियार जस्तै, फाली, कोदालो, बच्चरो र हँसिया उध्याउँनु पर्यो भने तिनीहरू पलिशतीहरू भएको मै जानुपर्थ्यो।

21 पलिशती लोहारहरूले फाली र कोदालोमा साँध लगाउन शेकेलको दुइ-तिहाई चाँदी लिन्थे भने बच्चरो र गोस्र धपाउने अंकुसे मिलाउनलाई शेकेलको एक-तिहाई लाग्थ्यो।

22 यसर्थ युद्धका दिनहरूमा शाऊलका सैनिकसित न त फलामको तरवार थियो न त भाला नै। खालि शाऊल र तिनका छोरा जोनाथनसित फलामको हतियार थियो।

23 पलिशतीहरूको एक दल सैनिकले मिकमाशको बेसीलाई पूर्ण सुरक्षित तुल्याइरहेका थिए।

14

जोनाथनले पलिशतीहरूसमाथि आक्रमण गर्छन्

1 एक दिन शाऊलका छोरा जोनाथनले तिनका हतियार बोक्ने युवकलाई भने, “हिडे र बेसीको पल्लो पट्टि पलिशतीहरूको छाउनीमा जाओ।” तर जोनाथनले यो कुरा आफ्ना पितालाई भनेन।

2 शाऊल पहाडको किनारा मिग्रोन्मा एउटा अनाको रूखमुनि बसिरहेका थिए। छेवैमा खला पनि थियो। शाऊलसँग प्राय 600 मानिसहरू थिए।

3 एकजनाको नाउँ अहियाह थियो। अहिया इस्राएलका भाइ अहीतबका छोरा थिए। इस्राएलका पीनहासका छोरा थिए। पीनहास एलीका छोरा थिए। अहिले एली शीलामा परमप्रभुको पूजाकारी थिए। अहियाह पूजाकारी थिए अनि तिनले एपोद लगाएका थिए।

यी मानिसहरूले जोनाथन गइसकेको कुरा चाल पाएनन्।

4 बाटोको दुवै पट्टि ठूला-ठूला चट्टानहरू थिए। जोनाथनले त्यही बेसीको बाटो भएर पलिशतीहरूको छाउनीमा पुग्ने निश्चय गरे। बाटोको एकापट्टि बोसेस नाउँ भएको एउटा ठूला चट्टान थियो र अर्को तर्फ सेना नाउँ गरेको अर्को चट्टान थियो।

5 एउटा ठूलो चट्टान भने उत्तरतिर मिकमाशलाई हेरिरहे झैं देखिन्थ्यो। अर्को चट्टानले भने दक्षिणतिर गिबालाई हेरिरहे झैं देखिन्थ्यो।

6 जोनाथनले आफ्नो हतियार बोक्ने युवा सहयोगीलाई भने, “आऊ, ती विदेशीहरूको छाउनीमा जाओ। हुन सक्छ, परमप्रभुले तिनीहरूलाई डराउनको निम्ति हामीलाई प्रयोग गर्नुहुनेछ। हामीसँग ज्यादा सैनिक होस् कि नहोस् परमप्रभुलाई कसैले रोक्न सक्दैन।”

7 जोनाथनको हतियार बोक्ने युवकले भन्यो, “तपाईंलाई जे राम्रो लाग्छ त्यहि गर्नुहोस। म त तपाईंको साथमा छँदैछु।”

8 जोनाथनले भन्यो, “जाओ! त्यो बेसीबाट भएर सिधै पलिशती रक्षकहरू भएरि जाओ। हामी तिनीहरूले देखे गरी अघि बढौं।”

9 यदि तिनीहरूले हामीलाई, ‘तिमीहरू त्यही उभिनु जबसम्म हामी त्यहाँ आइपुग्दैनौं’ भन्छन् भने हामी जहिको तही उभिनेछौं। हामी अघि बढ्दैनौं।

10 तर यदि पलिशतीहरूले हामीहरूलाई ‘अगाडि बढ’ भने, हामी तिनीहरू भएसम्म चढ्छौं। किनभने यो परमेश्वरको चिन्ह हो यो चिन्हको अर्थ हुनेछ परमप्रभुले तिनीहरूलाई हराउनु हुनेछ।”

11 यसर्थ जोनाथन र तिनका सहयोगी पलिशतीहरूले देखे गरी उभिए। पलिशती रक्षकहरूले भने, “हेर! हिब्रूहरू लुकेको खालटोबाट निस्केर आउँदैछन्।”

12 किरल्लाको रक्षक पलिशतीहरूले जोनाथन र तिनका सहायकलाई कराए भने, “यहाँ आऊ, तिमीहरूलाई हामी पाठ सिकाउने छौं।”

जोनाथनले आफ्नो सहयोगीलाई भन्यो, “पहाड चढ्दा मेरो पछि आउनु, परमेश्वरले यसरी मिलाउनु भएको छ कि इस्राएलीहरूले पलिशतीहरूलाई हराउने छ।”

13-14 जोनाथन हात खुटा टेकेर पहाडमाथि उक्ले। तिनका सहायक पनि पछि लागे। जोनाथन र तिनका सहायकले पलिशतीहरूलाई आक्रमण गरे। पहिलो आक्रमणमा तिनीहरूले बीसजना पलिशतीहरूलाई आधा एकर जमीनमा मारे। जोनाथनले उसको अघाडि आएकाहरूसित लडाईं गरिने रहे। पछाडिबाट तिनका सहायक आए अनि घाईतेहरूलाई मारे।

15 मैदान, छाउनीमा र किरल्लाका भएका सबै पलिशती सैनिकहरू डराउन थाले। यहाँसम्म भयो कि पलिशतीहरूका वीरभानु वीर सैनिक पनि डारए। जमीन काम्यो र पलिशती सैनिकहरू साँढे नै डारए।

16 शाऊलका रक्षकहरूले बिन्यामीन देशको गिबामा भएका पलिशती सैनिकहरू चारै दिशातिर भाग-भाग गरेको देखे।

17 शाऊलले आफ्ना छेवैमा भएका सैनिकहरूलाई भने, “सैनिकहरूको गन्ती गर। म यो जान्न चाहन्छु कि कसले छाउनी छोडे।”

तिनीहरूले गन्ती गरे। छाउनीमा जोनाथन र तिनका सहायक थिएनन्।

18 शाऊलले अहियाहलाई भने, “परमेश्वरको पवित्र सन्दूक ल्याऊ!” (त्यस समय सन्दूक इस्राएलीहरूसँग नै थियो।)

19 शाऊल पूजाकारी अहियाहसँग कुरा गर्दैथिए। शाऊलले परमेश्वरको सुझाव पछिरहेका थिए। तर पलिशतीहरूको छाउनीमा होहल्ला र अशान्ती अझै बढ्दै थियो। शाऊलको धैर्य खतम भइसकेको थियो। अन्त्यमा पूजाकारी अहियाहलाई शाऊलले भने, “अब भयो प्रार्थना गर्न बन्द गर, हात तल झार।”

20 शाऊलले आफ्ना सैनिकहरूलाई एकत्रित पारे र युद्धको निम्ति निस्किए। पलिशती सेनाहरू साँच्चै नै अलमल्ल परिरहेका थिए। तिनीहरूले एक-अर्कामा तिनीहरूको तरवार लिएर झगडा गर्न शुरू गरे।

21 केही हिब्रूहरू पनि पलिशतीहरूसित तिनीहरूका नोकरहरू जस्तै त्यही छाउनीमा थिए। तिनीहरूले पनि पलिशतीहरूलाई आक्रमण गरे। तिनीहरू पनि इस्राएली शाऊल र जोनाथनसित मिले।

22 पलिशती सैनिकहरू भाग्दै छन भन्ने खबर एषैमका पहाडी प्रदेशमा लुकेका सबै इस्राएलीहरूले सुने। यसैले ती इस्राएलीहरू पनि युद्धमा सामेल भएर पलिशतीहरूलाई खेद थाले।

23 यसरी परमप्रभुले इस्राएलीहरूलाई त्यस दिन रक्षा गर्नुभयो। तिनीहरूले बेत-आवेनको पारिसम्मै लडाँई लडे। सबै सैनिकहरू शाऊलका साथ थिए त्यहाँ झण्डै 10,000 फुस थिए। एमका पहाडी देशको प्रत्येक शहरमा युद्ध फैलियो।

शाऊलले दोस्रो चोटि भूल गर्छन्

24 त्यस दिन शाऊलले ठूलो भूल गरे। इस्राएलीहरू भोका र थकित थिए, कारण शाऊलले शपथ खान लगाएका थिए, शाऊलको शपथ थियो, साँझ अघि कसैले केही खाने छैन। “अथवा मैले मेरो शत्रुहरूलाई पराजित नगर्ज्जेलेसम्म खानेकुरा खाए त्यसलाई दण्ड दिइनेछ।” यसर्थ कुनै इस्राएली सैनिकले केही खाएन।

25-26 युद्धको कारणले मानिसहरू जंगलमा गए। तिनीहरूले भुईंमा महको चाको देखे। मह भएसम्म तिनीहरू पुगेर पनि मह खाएनन्। शपथ तोडिने हुनाले डराए।

27 तर जोनाथनलाई शपथ बारे केही थाह थिएन। जोनाथनले आफ्ना पिताले जबरदस्ती मानिसहरूलाई शपथ खुवाएको कुरा सुनेका थिएनन्। एउटा लट्टी जोनाथनसँग थियो। उनले महको चाकामा लट्टी घुसारे र लट्टीमा मह ल्याए केही मह खाए र फर्तिलो अनुभव गरे।

28 एउटा सैनिकले जोनाथनलाई भन्यो, “तपाईंका पिताले मानिसहरूलाई एउटा शपथ खान लगाए। तपाईंका पिताले मानिसहरूलाई केही खाएमा दण्डित गरिने शपथ खुवाए। यसैले मानिसहरू भोकभोकै छन्। यसैले गर्दा मानिसहरू कमजोरी भए।”

29 जोनाथनले भने, “मेरो पिताले देशलाई समस्यामा हाल्नुभयो। हेर त मैले अलिकति मह चाखेको मात्र थिएँ कस्तो फर्तिलो भएँ।

30 आज मानिसहरूले शत्रु पक्षबाट जे-जे भोजन ल्याएका थिए, ती सब खान पाएका भए कति राम्रो हुन्थ्यो। हामीले अन्न धेरै पलिशतीहरूलाई मार्न सक्थौं।”

31 त्यस दिन इस्राएलीहरूले पलिशतीहरूलाई हराए। तिनीहरू मिकमाश देखि अय्यालोन सम्मका बाटोभरी लडे। यसैले मानिसहरू थकित र भोका थिए।

32 तिनीहरूले पलिशतीहरूबाट भेडा, गाई र बाछाहरू खोसेका थिए। त्यस बेला इस्राएलका मानिसहरू यति भोका थिए कि तिनीहरूले ती पशुहरूलाई त्यही जमिनमा मारे र खाए। जबसम्म पशुहरूमा रगत थियो।

33 शाऊललाई एउटा मानिसले भन्यो, “हेर्नुहोस्! मानिसहरूले परमप्रभुको विरुद्धमा पाप गर्दैछन्। तिनीहरूले रगत समेत मासु खाँदैछन्।”

शाऊलले भने, “तिमीहरूले पाप गर्दैछौं। यहाँ एउटा ठूलो ढुङ्गालाई पल्टाऊ।”

34 फेरि शाऊलले भने, “मानिसहरूलाई गएर भन कि प्रत्येक मानिसले सौँढे र भेडा लिएर मकहाँ आओस्। यहाँ तिनीहरूले आफ्ना सौँढे र भेडा मार्नुपर्छ। परमप्रभु विरुद्ध पाप काम नगर! रगत समेतको मासु नखाओ।”

त्यस रात प्रत्येकले आ-आफ्नो पशुहरू ल्याए त्यहाँ मारे।

35 शाऊलले परमप्रभुको निम्ति वेदी बनाए। शाऊल आफैले वेदी बनाउन शुरू गरे।

36 शाऊलले भने, “आज राती हामी पलिशतीहरूलाई लखेउने छौं। हामीले तिनीहरूबाट प्रत्येक बस्तु खोसे छौं। हामीले तिनीहरू सबैलाई मार्ने छौं।”

सैनिकहरूले जवाफ दिए, “तपाईंलाई जे राम्रो लाग्छ, त्यही गर्नुहोस्।”

तर पूजाहारिले भने, “परमेश्वरलाई सोध।”

37 यसकारण शाऊलले परमेश्वरलाई सोधे, “के म पलिशतीहरूलाई पछ्याउँदै खेदौं? के मलाई पलिशतीहरूलाई हराउन दिनुहुन्छ?” तर परमेश्वरबाट कुनै जवाफ आएन।

38 यसले गर्दा शाऊलले भने, “सबै नेताहरूलाई मेरो समक्ष बोलाउनु। आज कसले पाप काम गर्‍यो, बुझौं।

39 म इस्राएलको रक्षा गर्ने परमप्रभुको शपथ खाँदै यो प्रतिज्ञा गर्छु, यहाँ सम्म कि मेरो छोरा जोनाथनले नै पाप गरेको छ भने पनि छोडिने छैन मर्ने छ।” तर कसैले पनि उनलाई केही भनेनन्।

40 यसकारण शाऊलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकतिर उभिनु। म र मेरो छोरा जोनाथन अर्कोतिर उभिन्छौं।”

सबै सैनिकले भने, “तपाईंको जो इच्छा हजुर।”

41 तब शाऊलले प्रार्थना गर्न लागे, “परमप्रभु, इस्राएलको परमेश्वर, तपाईंले दासलाई आज किन जवाफ दिनुभएन, यदि मैले अथवा मेरो छोरा जोनाथनले कुनै पाप गरेको भए परमप्रभु इस्राएलका परमेश्वर ऊर्मीम दिनुहोस्। यदि तपाईंका इस्राएली मानिसहरूले पाप गरेका भए तम्मिम दिनुहोस्।” यस प्रकारले शाऊल र जोनाथन चुनिएका थिए अन्य मानिसहरू चुनिएका थिएनन्।

42 शाऊलले भने, “अब म र मेरो छोराका कसलाई दोष दिनु पर्ने हो? को दोषी हो?” जोनाथन चुनिएका थिए।

43 शाऊलले जोनाथनलाई भने, “मलाई भन, तैले के गरिस।”

जोनाथनले शाऊललाई भन्यो, “मैले अलि कति लट्टीमा लागेको मह चाखे। यस्तिले नै म मर्नु पर्ने?”

44 शाऊलले भने, “यदि मैले गरेको प्रतिज्ञा पूरा गरिँन भने परमेश्वरले मलाई खूबै नराप्नो गर्नुहुनेछ। यसर्थ जोनाथन मर्ने पर्छ।”

45 तर सबै सैनिकहरूले भने, “आज जोनाथनले इस्राएललाई विजयी गरायो। के जोनाथन मर्ने पर्ने? होइन! हामी जीवित परमेश्वरको नाउँमा शपथ खान्छौं कि जोनाथनलाई कसैले हानि गर्न सक्दैन, उसको शिरको एउटा केशसम्म कसैले हल्लाउन सक्ने छैन। परमेश्वरले आज पलिशतीहरूसँगको युद्धमा जोनाथनलाई सहायता गर्नुभएको छ।” यसरी मानिसहरूले जोनाथनलाई बचाए। तिनलाई मृत्युदण्ड दिइएन।

46 शाऊलले पलिशतीहरूलाई खेदेनन्। पलिशतीहरू आफ्नै ठाउँमा फर्किए।

शाऊल इस्राएलका शत्रूसँग लडे

47 शाऊलले इस्राएलमा पूरा अधिकार जमाए। शाऊल इस्राएल वरिपरिका शत्रुहरूसित लडे। शाऊल मोआबी, अम्मोनी, एदोमी, सीबाका राजा र पलिशतीहरूसँग लडे। जहाँ-जहाँ गएर लडे शाऊलले इस्राएलका शत्रुहरूलाई हराए।

48 शाऊल अत्यन्तै सहासी थिए। शाऊलले इस्राएलका मानिसहरूबाट सामान चीज-बीज खोस खोज्नहरूको हातबाट पनि इस्राएलीहरूलाई बचाए, शाऊलले यहाँ सम्म कि अमालेकीहरूलाई पनि हराए।

49 शाऊलको छोराहरू जोनाथन, यिन्वी र मल्कीशुअ थिए। शाऊलकी जेठी छोरीको नाउँ मेराब र कान्डी छोरीको नाउँ मीकल थियो।

50 शाऊलकी पत्नीको नाउँ अहीनोम थियो। अहीनोमचाहि अहीमासकी छोरी थिइन्।

शाऊलका सेनापति नेरका छोरा अबनेर थिए। नेरचाहि शाऊलका काका थिए।

51 शाऊलका पिता कीश र अबनेरका पिता नेरचाहि अबीएलका छोराहरू थिए।

52 शाऊल जीवनभरी नै साहसी थिए। पलिशतीहरू विरुद्ध कठिन युद्ध लडे। जहिले पनि कुनै वीरलाई देखेमा शाऊलले आफ्नो सैनिक दलमा त्यसलाई सामेल गर्थे र आफ्नो छेबैमा राखेर राजाको रक्षक बनाउँथे।

15

शाऊलले अमालेकीहरूलाई नष्ट गरे

1 एक दिन शमूएलले शाऊललाई भने, “परमप्रभुले मलाई उहाँका इसाएली मानिसहरूको राजाको रूपमा तिमीलाई अभिषेक गर्न पठाउनु भएको थियो। अब परमप्रभुको भनाइ सुन।

2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘जब इसाएलीहरू मिश्रबाट बाहिर आए तब अमालेकीहरूले तिनीहरूलाई कनान जानलाग्दा रोक्ने चेष्टा गरे। अमालेकीहरूले जे गरे मैले देखे।

3 अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मारु पर्छ, लोभे मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोस, भेडा ऊँट गधा केही बाँकी नराख।”

4 शाऊलले सबै सेनाहरूलाई तैलैममा भेला गराए। त्यहाँ 2,00,000 पैदल सेना र 10,000 अन्य मानिसहरू थिए। यसमा यहूदाका मानिसहरू पनि थिए।

5 त्यसपछि शाऊल अमालेक शहरतिर लागे र बेसीमा पर्खेर बसे।

6 शाऊलले केनीहरूलाई भने, “तिमीहरू सबैले अमालेकीहरूलाई छोडी देऊ। म तिमीहरूलाई अमालेकीहरूसित मारिँदैन। कारण तिमीहरूले मिश्रबाट आउँदा इसाएलीहरूलाई दया गरेका थियो।” यसपछि केनीहरूले अमालेकीहरूलाई छोडे।

7 शाऊलले अमालेकीहरूलाई हराए, तिनले हवीलाबाट श्रतक मिश्रको सीमानासम्म अमालेकीहरूलाई खट्टे गए।

8 शाऊलले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे र अगागका सबै सैनिकलाई मारे।

9 शाऊल र इसाएली सैनिकहरूले सम्पूर्ण कुराहरू नष्ट गर्दा नराप्ति मन गरे। यसर्थ तिनीहरूले अगागलाई मारेनन् र बलिया गाईहरू राम्रा जातका भेडा र पाठाहरू पनि बचाए राखे। राष्ट्र योग्यका सामानहरू राखेर काम नलामे जति नष्ट गरे।

शमूएलले शाऊलबाट भएको पाप बताइदिए

10 शमूएलले परमप्रभुबाट खबर पाए।

11 परमप्रभुले भन्नुभयो, “शाऊलले मलाई पछ्याउन छोडीदियो। यसर्थ म शाऊललाई राजा बनाएर आफै दुःखी छु। म जे भन्छु त्यसले त्यो गर्दैन।” शमूएल धेरै रिसाए र रातभरी परमप्रभुसित प्रार्थना गरे।

12 शमूएल भोलिपल्ट बिहान चँडै नै उठे र शाऊललाई भेट्न गए। तर मानिसहरूले शमूएललाई भने, “शाऊल यहूदाको कर्मल भन्ने ठाउँमा गएका छन्। शाऊल त्यहाँ उसको सम्मानमा एउटा स्मारक स्थापित गर्न गएका छन्। त्यसपछि धेरै ठाउँ भ्रमण गरेर तिनी अन्यथा गिलगाल जानेछन्।” त्यसपछि शमूएल शाऊल भएको ठाउँमा गए। अमालेकीहरूबाट लिएका चीजबिजको पहिलो अंश शाऊलले भैँटीको रूपमा चढाए, शाऊलले तिनीहरूलाई परमप्रभुको अधि एउटा होमबलि जस्तै चढाए।*

13 शमूएल शाऊलको नजिक गए। शाऊलले स्वागत जनाए भने, “परमप्रभुको आशीर्वाद तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरे।”

14 शमूएलले भने, “त्यसो हो भने म यो के सुन्दछु। किन मैले भेडा र पशुहरूको आवाज सुनेको?”

15 शाऊलले भन्यो, “सैनिकहरूले अमालेकीहरूबाट पशुहरू लिए। सैनिकहरूले राम्रा भेडा र पशुहरू परमप्रभु तपाईंको परमेश्वरमा बलिचढाउन भनेर बचाए। तर हामीले अरू सबै चीज नष्ट पार्छौं।”

16 शमूएलले शाऊललाई भने, “चुप लाग! हिजो राती परमप्रभुले मलाई के भन्नुभयो त्यो म तपाईंलाई बताउनेछु।”

शाऊलले भने, “ठीक छ, के भन्नु भयो भन्नुहोस्।”

17 शमूएलले भने, “विगतमा, तपाईंले आफैलाई तृच्छ समझनु हुन्थ्यो। तर त्यसपछि तपाईं इसाएलका कुलहरूका अगुवा हुनुभयो। इसाएलको राजाको रूपमा परमप्रभुले तपाईंलाई चुन्नुभयो।

18 परमप्रभुले तपाईंलाई एउटा विशेष सेवाकार्यको निम्ति पठाउनु भयो। परमप्रभुले भन्नुभयो, ‘अमालेकीहरूकहाँ जाऊ, अनि तिनीहरूलाई नष्ट पार किनभने तिनीहरू खराब मानिस हुन।’

19 तपाईंले परमप्रभुको कुरा सन्नु भएन। किन? तपाईंले ती चीजहरू राष्ट्र चाहनुहुन्छ। तपाईंको यो परमप्रभुको इच्छा विरुद्ध कार्य भयो।”

20 शाऊलले भने, “तर मैले त परमप्रभुको सबै कुरा माने मलाई जहाँ पठाउनु भयो त्यही गए। मैले अमालेकीहरू सबैलाई नष्ट गरे। मैले खाली साथमा एकजना मानिस ल्याएँ तिनीहरूका राजा अगाग।

21 गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेडा र पशुहरू लिए।”

22 शमूएलले जवाफ दिए, “परमप्रभुलाई के ले खुशी पाछ होमबलि र बलिदानहरू चढाएर कि उहाँको आज्ञालाई पालन गरेर? उहाँलाई बलि भेट दिएर भन्दा उहाँको प्रत्येक आदेशलाई पालन गर्नु राम्रो हो। भेडाको बोसो चढाउनु भन्दा पहिले परमेश्वरको वचन सन्नु नै राम्रो हो।

23 आज्ञा पालन नगर्नु चाहि तन्त्रमन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँडनुचाहि मूर्ति पूजा गरे झै पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”

24 शाऊलले शमूएललाई भने, ‘मैले पाप गरे। मैले परमप्रभुको आज्ञा तपाईंले भन्नु भए जस्तै गरिन। म मानिसहरूसित साबै डराएँ अनि तिनीहरूले जे भने माने।

25 अब म बिन्ती गर्दछु यो पाप गरेको निम्ति मलाई क्षमा गरिदिनुहोस्। मतिर फर्किनु होस्, यसकारण म परमप्रभुको आराधना गर्न सकौं।”

26 तर शमूएलले शाऊललाई भने, “म तपाईंसँग जाँदिन। तपाईंले परमप्रभुको वचनलाई उलंघन गर्नुभयो अनि अहिले परमप्रभुले पनि राजा अस्वीकार गरिदिनुभएको छ।”

27 जब शमूएले शाऊललाई छोडेर हिँड्न खोजे, शाऊलले शमूएलको खास्टोको किनार समाते र त्यो च्यातियो।

28 शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इसाएलको राज्य तपाईंबाट च्यातू भएकोछ। परमप्रभुले इसाएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ।

29 परमप्रभु इसाएलका परमेश्वर हुनुहुन्छ। परमप्रभु शाश्वत हुनुहुन्छ। परमप्रभु न त झट्टो बोल्नु हुन्छ न त विचार बदल्नु हुन्छ। परमप्रभु मानिस जस्तै छिन-छिनमा विचार बदल्ने हुनुहुन्छ।”

30 शाऊलले भने, “ठीक छ, मैले पाप गरे। दया गरी मसित आदिदिनुहोस्। इसाएलका नेताहरू र मानिसहरूका अधि मेरो केही इज्जत राखिदिनु होस्। मसित आदिदिनु होस्। ताकि म परमप्रभु तपाईंको परमेश्वरलाई आराधना गर्न सकूँ।”

31 शमूएल शाऊलसँग गए अनि शाऊलले परमप्रभुलाई आराधना गरे।

32 शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई मेरो सामु ल्याऊ।” अगागलाई शमूएलको अधि ल्याइयो। साङ्गलाले बाँधिपेको अगागको मनमा थियो, “मलाई निश्चय पनि मारिँदैन होला भनेर।”

* 15:12: शाऊलले ... चढाएर यो उहिलेको यूनानी भाषामा उल्था गरिएको हो। यो हिब्रू पाठमा छैन।

33 तर शमूलले अगागलाई भने, “तेरो तरवारले नानीहरूलाई आमाको काखबाट खोस्यो। त्यसकारण अब तेरो आमाले तिनका छोरा-छोरीहरू गुमाउने छन्।” यति भनेर गिलगालमा परमप्रभुको अधि शमूलले अगागलाई टुक्रा-टुक्रा बनाएर काटिदिए।

34 त्यसपछि शमूलले त्यहाँबाट हिंडे र रामा गए। शाऊल चाहि गिबामा आफ्नो घर फर्के।

35 त्यसपछि शमूलले शाऊललाई जीवनभरी कहिले भेटेन। शमूल शाऊलसँग साथै दुःखी थिए। परमप्रभु पनि शाऊललाई इस्त्राएलका राजा बनाएकोमा दुःखी हुनुहुन्थ्यो।

16

शमूल बेतलेहेम जान्छन्

1 परमप्रभुले शमूललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छस्? शाऊललाई मैले इस्त्राएलको राजापदबाट हटाइसके तै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सीङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”

2 शमूलले भने, “यदि म गए भने यो समाचार शाऊलले सुन्ने छ र मलाई मार्ने छ।”

परमप्रभुले भन्नुभयो, “बेतलेहेममा जा साथमा एउटा बाछा पनि लानु र भन्नु, ‘परमप्रभुलाई बलि चढाउन आएको।’

3 यिशैलाई बलि चढाउन बोलाउनु। त्यसपछि म तँलाई के गर्नु पर्छ भन्ने छु। तैले त्यस मानिसलाई अभिषेक गर्नु जुन म तँलाई देखाउँछु।”

4 शमूलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। शमूल बेतलेहेम गए। बेतलेहेमका बूढा-प्रधानहरू डरले कामे। तिनीहरूले शमूललाई भेटे र सोधे, “के तपाईं शान्ति पूर्वक आउनु भयो?”

5 शमूलले भने, “जु, म शान्ति पूर्वक आएँ। म परमप्रभुलाई बलिदान चढाउन आएको हुँ। तपाईंहरू पनि पूजाका निम्ति तयार भएर बलिदान चढाउन मसित आउनु होस्।” शमूलले यिशै र तिनका छोराहरूलाई तयार पारे। त्यस पछि शमूलले तिनीहरूलाई बलिदान चढाउन बोलाए।

6 जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूलले एलीआबलाई देखे। शमूलले सोचे, “निम्न्य पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।”

7 तर परमप्रभुले शमूललाई भन्नु भयो, “एलीआब अग्लो र सुन्दर छ। तर यस्तो विचार गर्नु हुदैन। परमेश्वरले ती चीजहरू हेर्नु हुन हो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। एलीआब त्यो ठीक मानिस होइन।”

8 त्यसपछि यिशैले तिनका दोस्रो छोरा अबीनादाबलाई बोलाए। अबीनादाब शमूलकै छेउ भएर हिंडे। तर शमूलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको छैन।”

9 त्यसपछि यिशैले शमाललाई शमूलको छेउमा बोलाए। तर शमूलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको होइन।”

10 यिशैले सातौं छोरा देखाए। तर शमूलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू मध्ये कसैलाई पनि चुन्नु भएको छैन।”

11 शमूलले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति नै हुन्?”

यिशैले भने, “होइन अर्को छोरा छ सब भन्दा कान्छो, तर अहिले भेडा चराउँदछ।”

शमूलले भने, “उसलाई यहाँ तुरुन्तै लिन पठाऊ। उ नआइञ्जेल सम्म हामी खान बसे छैनौं।”

12 यिशैले कान्छो छोरा लिन तुरुन्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो, रातो वर्णको युवक। उ साँच्चै सुन्दर थियो।

परमप्रभुले शमूललाई भन्नु भयो, “उठेर उसलाई अभिषेक गर। त्यहि एउटा हो।”

13 शमूलले सीङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाऊलहरूका अगाडी खन्याइ दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूल रामा घरतिर फर्के।

शाऊललाई दुष्ट आत्माले सताउन थाल्यो

14 परमप्रभुको आत्माले शाऊललाई त्यागि दियो। परमप्रभुले दुष्ट आत्मा शाऊल कहाँ पठाउँनु भयो। त्यसले शाऊललाई साथै सतायो।

15 शाऊलको नोकरले भन्यो, “परमेश्वरद्वारा पठाउँनु भएको दुष्ट आत्माले तपाईंलाई साथै दुःख दियो।

16 हामीलाई आदेश दिनुहोस हामीले कुनै त्यस्तो व्यक्ति खोज्न सकौं जसले वीणा बजाउन सक्छ। यदि परमप्रभुबाट आएको त्यस दुष्ट आत्माले तपाईंलाई सताउन थालेछ भने त्यस मानिसले वीणा बजाउन थाल्नेछ र तपाईंलाई आराम अनुभव हुनेछ।”

17 शाऊलले नोकर-चाकरहरूलाई भने, “एउटा मानिसलाई मेरो निम्ति खोज जसले असल तरिकाको संगीत बजाउँछ। त्यसलाई म कहाँ ल्याऊ।”

18 एउटा नोकरले भन्यो, “एउटा यिशै नाउँका मानिस छ। बेतलेहेममा बस्छन्। मैले देखेको छु यिशैको छोरा। उसले कसरी वीणा बजाउनु पर्छ जान्दछ। उ साथै वीर र युद्ध गर्न जान्दछ। उ साथै फुर्तिलो र सुन्दर छ। परमप्रभु पनि उसैको साथ हुनुहुन्छ।”

19 यसकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए। तिनीहरूले यिशैलाई भने, “तिम्रो दाऊद नाउँको छोरा छ। जसले तिम्रो भेडाहरू चराउँछ। उसलाई मकहाँ पठाऊ।”

20 यिशैले शाऊलका निम्ति उपहारको बन्दोबस्त गर्‍यो। यिशैले उपहारको रूपमा एउटा गधा, केही रोटी, एक मशक दाखस र एउटा बाख्राको पाठो तयार पार्यो। यिशैले ती चीजहरू दाऊदका साथ लगाएर शाऊल कहाँ पठायो।

21 यसरी दाऊद शाऊल कहाँ गयो र तिनका अगाडि हाजिर भयो। शाऊलले दाऊदलाई धेरै प्रेम गरे। दाऊद शाऊलको अन्न बोक्ने सहयोगी भए।

22 शाऊलले यिशैलाई खबर पठाए, “दाऊद बसेर मेरो सेवा गरौस। ऊ मलाई असाध्यै मन पर्यो।”

23 जब परमेश्वरले पठाएको दुष्ट आत्माले शाऊललाई दुःख दिन थाल्यो, दाऊदले हातमा वीणा लिएर बजाउँन थाल्दथे र दुष्ट आत्माले शाऊललाई छोडि हाल्थ्यो र शाऊल असल हुन्थे।

17

गोल्थतको इस्त्राएली माथि चुनौती

1 पलिशतीहरूले आफ्ना सैनिकहरूलाई युद्धको निम्ति भेला गराए। तिनीहरू यहदा स्थित सोकोहेमा भेला भए। तिनीहरूको छाउनी सोकोह र अजेकाको बीचमा एपेसदमीमा नाउँका शहरमा थियो।

2 शाऊल र इस्त्राएली सैनिकहरू पनि एक ठाउँमा भेला भए। तिनीहरूको छाउनी एला बेसीमा थियो। शाऊलका सैनिकहरूले पंक्ति बाँधे पलिशतीहरूसित युद्ध गर्न तयार थिए।

3 पलिशतीहरू एउटा पहाड माथि थिए, र इस्त्राएलीहरू अर्को पहाड माथि थिए। दुवै पक्षका बीचमा बेसी थियो।

4 पलिशतीहस्को गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यात पलिशतीहस्का छाउनीबाट बाहिरियो।

5 शिरमा काँसाको टोपी लगाएको थियो। शरीरमा माछाको कल्ता जस्तै कवच कोट लगाएको थियो। त्यो रक्षा कवच काँसाको नै थियो यसको ओजन 5,000 शेकेलको थियो।

6 गोल्यातले खुट्टातिर पनि काँसाकै कवच लगाएको थियो। काँसाकै भाला पिठ्ठामा बोकेको।

7 भालाको लठी जुलाहाको लगा बुन्ने डण्डा जत्रो थियो। भालाको ओजन 600 शेकेलको थियो। गोल्यातको हात-हतियार बोक्ने तिनको अधि-अधि हिंड्यो।

8 प्रत्येक दिन गोल्यात बाहिर निस्कन्थ्यो र इस्राएली सैनिकहस्लाई चुनौती दिनथ्यो। उसको चुनौति थियो, “किन तिमीहस्ले युद्धको निम्ति पक्ति कसेको? तिमीहस् शाऊलका नोकर हो म त पलिशती हुँ। एउटा मानिस छानेर मेरो विस्दुमा लडनलाई पठाऊ।

9 यदि त्यस मानिसले मलाई मार्यो भने तब हामी सबै पलिशतीहस् तिमीहस्का दास बन्नेछौं। तर यदि मैले त्यस मानिसलाई मारे भने मैले जितेको हुनेछ र तिमीहस् हाम्रो दास हुनेछौं। तिमीहस्ले हाम्रा सेवा गर्नुपर्छ।”

10 पलिशतीले यसो पनि भन्यो, “आज म इस्राएली सेनाहस्लाई गिल्ला गर्छु। एउटा मानिस पठाइदऊ ताकि म त्यससित लडन सकुं।”

11 शाऊल र इस्राएली सैनिकहस्ले पलिशतीले भनेको यी सब सुन्थे र साँढै डराउँथे।

दाऊद रणभूमिमा जान्छन्

12 दाऊद यिश्का छोरा थिए। यिश् इफ्रातीका छोरा थिए जो बेतलेहेमको, यहदाका थिए। यिश्का आठजना छोराहस् थिए। शाऊलका समयमा यिश् बढा भइसकेका थिए।

13 यिश्का जेठा, माहिला र साहिला छोराहस् शाऊलसित रणभूमिमा गएका थिए। जेठा छोराको नाउँ एलीआब थियो। माहिला छोराको नाउँ अर्बीनादाब र साँहिला छोराको नाउँ शममा थियो।

14 दाऊद चाहिँ कान्छो छोरा थिए। जेठा, माहिला र साँहिला चाहिँ शाऊलको सेनामा थिए।

15 कान्छा छोरा दाऊद शाऊलको छाउनी र बेतलेहेममा आफ्ना पिताका भेडाहस् हेरचाह गर्न आउने जानेगर्थो।

16 त्यो पलिशती गोल्यात प्रत्येक दिन बिहानै बेलुकी इस्राएलीहस्का छाउनीमा आएर ठट्टा गर्थ्यो। 40 दिनसम्म त्यसले सधैं त्यस्तै गर्थो।

17 एक दिन यिश्ले दाऊदलाई भने, “यस फुलुंडमा चार पार्थी (एक एपा) चिउरा र दशबटा रोटी छन् तिम्रा दाज्यूहस्लाई छाउनीमा लगी देऊ।

18 यो 10 टुक्रा पनीर पनि लिएर जाऊ। तिम्रा दाज्यूहस्को 1,000 सेनाको समूहलाई आदेश गर्न अधिकारीलाई देऊ। दाज्यूहस्ले के गर्दै छन् हेर। दाज्यूहस् ठीक-ठाक नै छन् भन्ने प्रमाण पनि लिएर आउनु।

19 तिम्रो दाज्यूहस् र सबै इस्राएली सैनिकहस् शाऊलसित एला बेसीमा छन्। तिनीहस् त्यहाँ पलिशतीहस्सँग लड्दैछन्।”

20 बिहानै दाऊदले अर्को एउटा गोठालोलाई भेडाहस् जिम्मा लगायो। दाऊदले भोजन लियो र यिश्ले भने अनुसार हिंड्यो। दाऊदले गाडा सोझै छाउनीमा लिएर गयो। सैनिकहस् युद्ध पंक्तिमा गएका थिए अनि युद्ध गर्न लागे झैं हल्ला गरिरहेका थिए।

21 इस्राएली र पलिशती दुवैतिरका सैनिकहस् युद्ध गर्न तयार रहे।

22 दाऊदले भोजन र सामानहस् भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहस् भए तिर अगाडिको पंक्तिमा दुर्यो अनि आफ्नो दाज्यूहस्को विषयमा सोध्यो।

23 जस्तो दाऊदले आफ्ना दाज्यूहस्सँग कुरा गरेको बेला त्यो श्रेष्ठ योद्धा पलिशती गोल्यात पलिशती सैनिकबाट निस्केर आयो। गोल्यातले सधैं झैं इस्राएललाई गाली दिन थाल्यो। दाऊदले पनि गोल्यातले भनेको कुरा सुन्यो।

24 इस्राएली सैनिकहस् त गोल्यातलाई देखे पछि भाग थाले। सबै नै भयभित थिए।

25 एकजना इस्राएलीले भने, “त्यसलाई देख्यो त्यसले के गरिरहेछ राम्ररी हेर? त्यो गोल्यात घरि-घरि आएर इस्राएलीहस्लाई यसरी नै गाली गर्छ। जसले यसलाई मार्छ त्यो धेरै धनी हुनेछ। राजा शाऊलले धेरै सम्पत्ति दिनुहुनेछ। शाऊलले उसकी छोरी पनि विवाह गर्न दिनेछन् जसले त्यसलाई मार्न सक्छ। शाऊलले उसको परिवारलाई इस्राएलमा स्वतन्त्र बनाउनेछन्।”

26 दाऊदले छेबेका मानिसलाई सोध्यो, “त्यसले के भन्यो? यदि कसैले यो पलिशतीलाई मार्छ अनि इस्राएलको इज्जत बचाउँछ भने एउटा विदेशी मात्र त हो, उसले के इनाम पाउनेछ? यो गोल्यात के हो? गोल्यात एकजना पलिशती भन्दा बढी केही होइन। त्यसले यो के सोचिरहेछ? उसले जीवित परमेश्वरका सैनिकहस्लाई धम्काउन सक्छ।”

27 यसैले इस्राएलीहस्ले गोल्यातलाई मार्नेको इनामबारे दाऊदलाई बताउँछन्।

28 दाऊदका जेठा दाज्यू एलीआबले दाऊद सैनिकहस्सित बात गर्दै गरेको सुने। एलीआब दाऊदसँग रिसाउँछ। एलीआबले दाऊदलाई भने, “तँ यहाँ किन आइस्? भेडाहस् मस्-भूमिमा कसलाई छोडेर आइस्? तँ यहाँ आउनुको कारण मैले जाने। तँलाई जे गर्न पठाइएको हो त्यो गर्न तँ चाहँदैनस। तँ यहाँ खालि युद्ध हेर्नलाई मात्र आउन चाहन्थ्यिस्।”

29 दाऊदले भन्यो, “मैले त्यस्तो के गरे र? मैले कुनै नराम्रो काम गरिन म खालि कुरा गर्दै थिएँ।”

30 दाऊद चारैतिर ढोडिएर अरु सेनाहस्सित त्यही प्रश्नहरू सोध्न थाल्यो। तिनीहस्ले पनि दाऊदलाई त्यही पहिले के जस्तो उत्तर दिए।

31 केही मानिसहस्ले दाऊदलाई कुरा गर्दै गरेको सुने। तिनीहस्ले दाऊदलाई शाऊल कहें पुर्याएर दाऊदले गरेको कुरा सबैलाई सुनाए।

32 दाऊदले शाऊललाई भन्यो, “त्यस पलिशती गोल्यातको कारण तपाईं हतास नहुनुहोस्। म तपाईंको सेवक हुँ। त्यस पलिशतीसँग म लडने छु।”

33 शाऊलले भने, “तिमी गए त्यस पलिशतीसँग लड्न सक्ने छैनौ। तिमी सैनिक पनि त होइनौ। तिमी सानै छौ तर गोल्यात सानै देखि युद्धभूमिमा लड्दै आएको हो।”

34 तर दाऊदले शाऊललाई फेरि भन्यो, “म, तपाईंको सेवक हुँ र मेरो पिताको भेडा पनि चराउने गर्छु। भेडाका बथानबाट सिंह र भालू आएर भेडा लैजान्थे।

35 म त्यस्ता जंगली पशूहस्लाई खेँदै जान्थे र तिनीहस्का मुखबाट भेडा खोसेर ल्याउँथे। यदि जंगली जन्तुले मलाई आक्रमण गरे त्यसको मुख मुनिको भुल्ला समात्थे र त्यसलाई हिकार्थे।

36 मैले सिंह र भालू मारेको छु। म त्यस विदेशी गोल्यातलाई त्यसरी नै मार्नेछु। गोल्यात मर्नु नै पर्छ किनकि त्यसले जीवित परमेश्वरका सेनाहस्को ठट्टा गरेको छ।

37 परमप्रभुले मलाई सिंह र भालूहस्बाट बचाउनु भएको छ। परमप्रभुले यी पलिशती गोल्यातबाट पनि बचाउनु हुनेछ।”

शाऊलले दाऊदलाई भने, “ठीक छ जाऊ? परमप्रभु तिम्रो साथमा रहनु।”

38 शाऊलले दाऊदलाई आफ्नै पोशाक पहिराइ दिए। शाऊलले काँसाको टोपी दाऊदको शिरमा अनि आफ्नो हातहतियार शरीरमा लगाइ दिए।

39 दाऊदले तरवार भिरर यताउता हिँडुने चेष्टा गर्थो। यसरी शाऊलको पोशाकले दाऊदलाई साँढै असजिलो बनायो। यस्तो पोशाकको अभ्यास दाऊदलाई थिएन।

दाऊदले शाऊललाई भन्यो, “म यसरी लड्न सकिदिन मैले तिनीहरूको प्रयोग गरेको छैन।” यसर्थ दाऊदले सबै फुकाले।

40 दाऊदले हातमा एउटा टेकने लौरो लियो र खोलाबाट चिल्लो पाँचवटा ढुङ्गा टिप्यो। गोठालाको झोलाभित्रको थैलीमा उक्त पाँचवटा ढुङ्गा हाल्यो र घुयेत्रो हातमा बोब्यो। त्यसपछि त्यो पलिशती गोल्यतलाई हाँक दिन बढ्यो।

दाऊदले गोल्यतलाई मार्छन्

41 पलिशती गोल्यत विस्तारै दाऊदकहाँ आयो। गोल्यतको सहायक अधि-अधि ढाल बोकेर हिँड्दै थियो।

42 गोल्यतले दाऊदलाई हेर्‍यो र हाँस्यो। गोल्यतले सोच्यो यो सैनिक होइन, खालि सुन्दर र रातोवर्णको केटो हो।

43 गोल्यतले दाऊदलाई भन्यो, “यो लौरो केको निम्ति हो? कुकुरलाई जस्ते मलाई खेदूत चाहन्छौ?” अनि गोल्यतले आफ्ना देवताहरूको नाउँ उच्चारण गरेर दाऊदलाई सराप्न थाल्यो।

44 गोल्यतले दाऊदलाई भन्यो, “यता आइज, म तेरो मासू चराहरू र जंगली जनावरहरूलाई खुवाउँनेछु।”

45 दाऊदले पलिशती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस। तर म तँ कहाँ इस्त्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैले उहाँको विस्त्रुमा नराम्रो वचन बोलीस।

46 आज परमप्रभुलाई मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिशतीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्त्राएलमा परमेश्वर हुनुहुन्छ भनेर।

47 यहाँ जम्मा भएका सबै मानिसहरूले बुझ्ने छन् कि परमप्रभुलाई आफ्ना मानिसहरूलाई बचाउनका निम्ति तरवार र भाला चाहिँदैन भनेर। युद्ध परमप्रभुको हो अनि तिमी पलिशतीहरूलाई हराउनमा परमप्रभुले हामीलाई सहायता गर्नुहुन्छ।”

48 पलिशती गोल्यत दाऊदलाई आक्रमण गर्न सूरियो। र बिस्तारै दाऊद अधि बढ्न थाल्यो। त्यति नै बेला दाऊद दौडिएर लडन चाडै अधि सर्‍यो।

49 दाऊदले आफ्नो झोलाबाट एउटा ढुङ्गा निकाल्यो र घुयेत्रोमा राखेर मच्चायो। घुयेत्रोको ढुङ्गा गएर गोल्यतको आँखा बिच निधारमा लाग्यो।

गोल्यत घोप्टो परेर भूईंमा लड्यो।

50 यसरी दाऊदले पलिशतीलाई घुयेत्रोको ढुङ्गाले हिकार्ण हरायो। उसले ढुङ्गाले हिकार्णो अनि पलिशतीलाई मार्यो। दाऊदसंग तरवार थिएन।

51 यसर्थ उ दौडिएर पलिशतीको छेउमा गयो। त्यसपछि दाऊदले गोल्यतकै म्यानबाट तरवार झिकेर गोल्यतको टाउको छिनयो। यसरी दाऊदले गोल्यतलाई मार्यो।

जब अरू पलिशतीले उनीहरूको वीर नै मेरोको देवे अनि डरले भग्न थाले।

52 इस्त्राएल र यहूदाका सैनिकहरूले जयघोषणा गर्दै दग्दै पलिशतीहरूलाई खेदू थाले। इस्त्राएलीहरूले पलिशतीहरूलाई खेँडे-खेँडे गातको सिमाना र एक्रोनको ढोकसम्म पुर्याए र धेरै संख्यामा पलिशतीहरू मारे। पलिशतीहरूको लाश गात र एक्रोनको शारमसम्म सडकभरी छरपछि थियो।

53 पलिशतीहरूलाई खेँडे सिमाना कटाए पछि इस्त्राएलीहरू फर्केर पलिशतीहरूका छाउनीमा पसे र त्यहाँ धेरै सामानहरू फेला परे।

54 दाऊदले पलिशतीको टाउको यरूशलेममा नै पुर्यायो। पलिशतीको हात-हतियार पनि आफ्नै पालमा राख्यो।

शाऊल दाऊद सँग डराउन थाल्छन्

55 शाऊलले दाऊदलाई गोल्यतसँग लड्न गएको देखेका थिए। शाऊलले सेनाका सेनापति अबनेरसँग सोधे, “अबनेर, त्यस केटोको बाबू चाहिँ को हुन?”

अबनेरले भने, “मेरो राजा, शपथ लिएर भन्दैछु, मलाई थाहा छैन।”

56 राजा शाऊलले भने, “त्यसको बाबूको चाहिको रहेछ खोजी गर।”

57 जब दाऊद गोल्यतलाई मारेर फर्के, अबनेरले उसलाई शाऊल कहाँ लग्यो। दाऊदको हातमा अझै पनि त्यस पलिशतीको टाउको झुण्डिरहेको थियो।

58 शाऊलले उसलाई सोधे, “युवक, तिम्रो बाबू को हुन?”

दाऊदले जवाफ दिए, “म तपाईं कै सेवक बेतलेहेमका थियैको छोरा हुँ।”

18

दाऊद र जोनाथनको घनिष्ठ मित्रता

1 दाऊदले शाऊलसँग कुरा गरिसके पछि जोनाथन र दाऊदको बीचमा मित्रता शुरु भयो। जोनाथनले दाऊदलाई त्यति नै प्रेम गर्थ्यो जति उसले आफूलाई गर्थ्यो

2 शाऊलले दाऊदलाई त्यस दिनदेखि आफूसँगै राख्न थाल्यो। शाऊलले दाऊदलाई आफ्नो बाबूको घर जान दिएन

3 जोनाथनले दाऊदलाई असाध्यै प्रेम गरको हुनाले उसले दाऊदसित एउटा विशेष सन्धि गर्‍यो।

4 आफूले लगा रहेको कोट फुकालेर जोनाथनले दाऊदलाई दियो। जोनाथनले आफ्नो वंदिसमेत धनु, तरवार र पेटी दाऊदलाई दियो।

दाऊदको सफलतामा शाऊलको ध्यान

5 शाऊलले दाऊदलाई अरू धेरै युद्धहरूमा पठाए। प्रत्येक युद्धमा दाऊदले नै सफलता पाए। त्यसपछि शाऊलले दाऊदलाई सैनिकहरूको जिम्मा दिए। यसो हुँदा सबै खुशी भए, यहाँ सम्म शाऊलका सबै अधिकारी पनि खुशी भए।

6 दाऊद पलिशतीहरू विस्त्रु युद्ध लड्न जाने गर्थ्यो। युद्ध भूमिबाट घरतिर फर्कदा दाऊदलाई इस्त्राएलको प्रत्येक शहरबाट स्त्रीहरू स्वागत जनाउन आउँथे। ती स्त्रीहरू नौँचे, गाउँथे, सितारा र ढोलक बजाउँथे। तिनीहरूले शाऊलकै छेउमा यसो गरे।

7 स्त्रीहरूले यसरी गाउँथे,

“शाऊलले हजार शत्रुहरू मारे

तर दाऊदले दश हजार मारे।”

8 ती स्त्रीहरूका गीतले शाऊललाई खिन्न बनाउँथ्यो र तिनी रिसाउँथे। शाऊलले सोचे, “ती स्त्रीहरूले भन्छन् दाऊदले दश हजार शत्रु मार्यो र मैले खालि हजार मात्र मारे।”

9 त्यसपछि शाऊलले दाऊदको गतिविधिलाई धेरै नजिकबाट ख्याल राख्न थाले।

शाऊल दाऊदसँग भयभीत भए

10 अर्को दिन परमेस्वरले पठाउनु भएको दुष्ट आत्माले शाऊललाई पकयो। शाऊलले आफ्नै घरमा अगमवाणी गर्दै थिए। दाऊदले सधैं झै वीणा बजाए।

11 तर शाऊलको हातमा भाला थियो। शाऊलले सोचे, “म दाऊदलाई भित्तिमा टँसाई दिन्छु।” शाऊलले दूध पल्ट भाला हाने तर दाऊद दुबै चोटि तर्किए।

12 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो अनि परमप्रभुले शाऊललाई त्याग्नु भएको थियो। यसकारण शाऊल दाऊद सँग भयभीत थिए।

13 शाऊलले दाऊदलाई आफू देखि पर गर्न चाहे र 1,000 सैनिकका सेनापति बनाइ दिए। दाऊदले आफ्नो सैनिकलाई युद्धमा अगुवाइ गरे।

14 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो यसकारण दाऊद प्रत्येक कुरामा सफल भए।

15 शाऊलले बूझे दाऊद सफल र योग्य थिए जसको कारण शाऊल दाऊदसित झन् ज्यादा भयभीत हुनुथाले।

16 तर इझ्राएल र यहूदाका सबै मानिसहरूले दाऊदलाई प्रेम गर्थे किनभने उसले तिनीहरूलाई युद्धमा डोहाए अनि तिनीहरूको निम्ति युद्ध गरे।

शाऊलले आफ्नी छोरीको विवाह दाऊदसँग गरिदिन चाहे

17 तर शाऊलले दाऊदलाई मार्नै चाहन्थे, शाऊलले दाऊदलाई एउटा जालमा पर्न योजना सोचे। शाऊलले दाऊदलाई भने, “म मेरी जेठी छोरी मेराबको विवाह तिमीसित गरिदिने छु। त्यस पछि तिमी एउटा शक्तिशाली सैनिक हुनेछौ। तिमी मेरो छोरा जस्तै छौ। त्यस पछि तिमीले परमप्रभुको युद्धहरूमा सैनिक भएर लडने छौ।” यो खालि धुर्धुराई मात्र थियो। शाऊलले साँच्चै सोच्दै थिए, “अब मैले दाऊदलाई मार्नु पर्दैन। म उसलाई मेरो निम्ति पलिशतीहरूलाई मार्न लगाउँछु।”

18 तर दाऊदले भने, “म कुनै महत्वपूर्ण सन्तानबाटको अनि महत्वपूर्ण व्यक्ति होइन। म राजाकी छोरीलाई विवाह गर्न सकिदिन।”

19 जब शाऊलकी छोरी मेराबको विवाह दाऊदसँग गर्न दिन आयो तब दाऊदले महोलका अद्रीएलसँग मेराबको विवाह गरिदिए।

20 शाऊलकी अर्की छोरी मीकलले दाऊदसँग प्रेम गर्थी। केही मानिसहरूले शाऊललाई मीकल र दाऊदको प्रेमको विषयमा सुनाए। यस खबरले शाऊल आनन्दनै भए।

21 शाऊलले सोचे, “म दाऊदलाई फसाउन मीकललाई लगाउनेछु। म दाऊदलाई मीकलसँग विवाह गर्न दिनेछु। त्यस पछि पलिशतीहरूद्वारा उसलाई मार्नेछु।” यसर्थ शाऊलले दाऊदलाई दोस्रो पल्ट भने, “आज नै तिमीले मेरी छोरीसँग विवाह गर्न सक्छौ।”

22 शाऊलले आफ्ना अधिकारीहरूलाई आदेश दिए भने, “दाऊदलाई एकान्त पारेर भन्नु, ‘हेर! राजाले तिमीलाई सधैं मन पराउँनु हुन्छ। उहाँका अधिकारीहरूले पनि तिमीलाई मन पराउँछन्। तिमीले उहाँकी छोरीलाई विवाह गर्नु पर्छ।’ ”

23 शाऊलका अधिकारीहरूले दाऊदलाई त्यही भने। तर दाऊदले जवाफ दिए, “के तपाईंहरू सोच्नुहुन्छ राजाको जवाइ बन्न सजिलो छ? मेरो त्यति धन छैन, जो म राजाकी छोरीलाई दिऊँ। म त एउटा साधारण गरीब मानिस मात्र हूँ।”

24 अधिकारीहरूले राजालाई दाऊदको सबै कुरा बताइदिए।

25 शाऊलले फेरि भने, “दाऊदलाई भन, ‘दाऊद, राजाले उसका छोरीका निम्ति तिमीबाट दुलहीको दाम लिन चाहनु हुन्न, तर राजा आफ्ना शत्रुहरूसित बदला लिन चाहनुहुन्छ। यसर्थ राजाले रूपियोंको स्रटा एक सय पलिशतीहरूका खलट्टी मात्र तिमीसँग माग्नुहुन्छ।’ ” यो शाऊलको धुर्त षड्यन्त्र थियो। शाऊलले सोच्थे पलिशतीहरूले दाऊदलाई मार्ने छन् भनेर।

26 अधिकारीहरूले दाऊदलाई सबै कुरो बताए। दाऊद खुशी भए। राजाको जवाइ हुने यो राम्रो अवसरलाई छोपेर दाऊदले त्यो कार्य गरे।

27 दाऊद र अरू मानिसहरू पलिशतीहरूसँग युद्ध गर्न हिडे। तिनीहरूले 200 पलिशतीहरूलाई मारे। दाऊदले पलिशतीहरूका खलट्टी शाऊल कहाँ पुर्याए। राजाका जवाइ हुनलाई दाऊदले यस्तो गरे।

शाऊलले मीकलको विवाह दाऊदसँग गराए।

28 शाऊलले बूझे कि परमप्रभु दाऊदसँग हुनुहुन्छ। शाऊलले यो पनि बूझे, छोरी मीकलले दाऊदलाई प्रेम गथिन।

29 यसर्थ शाऊल झन्-झन् दाऊदसँग डराउन थाले। शाऊल सधैं दाऊदको विरोधी भए।

30 पलिशती सेनापतिले बारबार इझ्राएलीहरू माथि लडाइँ गर्थे। तर प्रत्येक पल्ट नै दाऊदले तिनीहरूलाई हराइदिन्थे। दाऊद शाऊलका अधिकारीहरू मध्ये सबैभन्दा सफल अधिकारी थिए यसैले दाऊद प्रसिद्ध भए।

19

जोनाथनले दाऊदलाई सहायता गरे

1 शाऊलले आफ्ना छोरा जोनाथन र उसका सबै अधिकारीहरूलाई दाऊदको हत्या गर्नु भने। तर जोनाथनले दाऊदलाई एकदमै प्रेम गर्थे।

2-3 जोनाथनले दाऊदलाई होसियार गराए, “सावधान बस! शाऊलले तिमीलाई मार्ने मौका खोज्दैछन्। बिहानै खेतमा गएर लक्नु। म मेरो पितासँग खेतमा आउँछु। हामीहरू तिमी लुकेकै छेउको खेतमा उभिने छौं। म पितासँग तिम्नो बारेमा चर्चा गर्छु। त्यसपछि जे चाहौं ताउँछु तिमीलाई बताउँछु।” 4 जोनाथनले आफ्ना पिता शाऊलसँग कुरा गर्थे। जोनाथनले दाऊदको चर्चा गरे। जोनाथनले भने, “तपाईं राजा हुनुहुन्छ। दाऊद खालि तपाईंको सेवक मात्र हो। दाऊदले तपाईंलाई कुनै रीतिले हानि गरेको छैन। तपाईंले पनि उसको हानि गर्नु हुँदैन। दाऊदले सधैं तपाईंको पक्षमा काम गरे।

5 पलिशती गोलियतलाई मार्दा पनि दाऊदले आफ्नो जीवन खतरामा हालेका थिए। परमप्रभुले सबै इझ्राएललाई महान विजय दिलाउनु भयो। यो सब देखेर तपाईं खुशी हुनुभयो। अब दाऊदलाई किन मार्न चाहनुहुन्छ! दाऊद निर्दोष छ। दाऊदको हत्या गर्नु कुनै कारण नै छैन।”

6 शाऊलले जोनाथनको कुरा सुन्यो। शाऊलले शपथ खाए, “परमप्रभु जीवित रहनु भएर झै दाऊद मारिने छैन।”

7 यसर्थ जोनाथनले दाऊदलाई बोलाए र सबै कुरा सुनाए। त्यसपछि जोनाथनले दाऊदलाई शाऊल कहाँ लगे। यस पछि शाऊल र दाऊद पहिलेको जस्तै भए।

शाऊलले फेरि दाऊदलाई मार्न चाहे

8 युद्ध फेरि शुरू भयो अनि दाऊद पलिशतीहरूसँग लडन गए। दाऊदले पलिशतीहरूलाई परास्त गरे र तिनीहरू भागे।

9 परमप्रभुबाटको दुष्ट आत्माले शाऊलमा प्रवेश गर्थे। शाऊल धेरैमा बसिरहेका थिए। शाऊलको हातमा भाला थियो। दाऊदले वीणा बजाउँदै थिए।

10 शाऊलले भाला हानेर दाऊदलाई भित्तिमा उनिदिने प्रयास गरे। तर दाऊद उफ्रिए बाँचे। भाला गएर भित्तामा गाडियो। त्यही रात दाऊद त्यहाँबाट भागे।

11 शाऊलले दाऊदको घरमा मानिस पठाए। मानिसहरूले दाऊदको घरलाई पहरा दिए। तिनीहरू रातभरी त्यही बसे। बिहानी पख दाऊदलाई मारौंला भने। तर दाऊदकी पत्नी मीकलले उसलाई सावधानी गराउँदै भनिन्, “आज राती भाग्नु होस् र आफ्नो ज्यान बचाउनु होस्। यदि भाग्नु भएन भने भोलि बिहान तपाईं मारिनु हुनेछ।”

- 12 त्यसपछि मीकलले ड्यालबाट झरेर भाग्न लगाइन्।
 13 मीकलले एउटा परिवारिक मूर्तिलाई ओढ्यनमा सुताएर टाउकोमा बाख्राको रौं राखेर लुगाले ढाकिदिईन्।
 14 शाऊलले दाऊदलाई बन्दी बनाउनलाई दूत पठाए। तर मीकलले भनी, “दाऊद बिरामी हुनुहुन्छ।”
 15 शाऊलले दूतलाई फेरि दाऊद पछि पठाए र भने, “दाऊदलाई यहाँ ल्याउनु यदि तिमीले उसलाई आफ्नो आख्यानमा सुतिरहेको अवस्थामा ल्याऊ ता की म उसलाई मान्न सकूँ।”
 16 ती दूत फेरि दाऊदको घर गए। तिनीहरू दाऊदलाई पक्रन भनेर भित्र गए। तर त्यहाँ गएर देखे ओढ्यनमा त एउटा मूर्तिको कपाल बाख्राको रौं पो रहेछ।
 17 शाऊलले मीकललाई सोधे, “तैले मलाई यसरी धोका किन दिइस्? तैले मेरो शत्रुलाई भगाइस्। दाऊद भाग्यो।”
 मीकलले शाऊललाई भनी, “यदि मैले दाऊदलाई भाग्नमा सहायता गरिन भने मलाई नै माछु भन्यो।”

दाऊद भागेर रामा डेरामा पुगे

- 18 दाऊद भागेर शमूल भएको ठाउँ रामामा पुगे। दाऊदले तिनी माथि शाऊलले गरेको प्रत्येक कुरा शमूललाई सुनाए। त्यसपछि दाऊद र शमूल दुवै अगमवक्ताहरू बसेका डेरामा पुगे। दाऊद त्यहीं बस्नथाले।
 19 शाऊलले सुने कि दाऊद रामाको एउटा डेरामा बस्दैछन्।
 20 शाऊलले दाऊदलाई पक्रिन मानिस पठाए। तर त्यस डेरामा मानिसहरूले अगमवक्ताहरू अगमवाणी गरिरहेका देखे। त्यस दलको माझमा उभिएर शमूलले नेतृत्व दिँदै थिए। परमेश्वरको आत्मा शाऊलका दूतहरूमा उत्रियो र तिनीहरूले पनि अगमवाणी गर्नथाले।
 21 शाऊलले यो खबर पनि सुने र अरू दूतहरू पठाए। तर तिनीहरूले पनि अगमवाणी गर्न थाले। तेस्रो चोटि पनि शाऊलले दूतहरू पठाए तर तिनीहरूले पहिलो तरिका अपनाए अनि अगमवाणी गर्न लागे।
 22 अन्त्यमा, शाऊल आफै रामा गए। शाऊल सेकूको खलाको छेऊमा एउटा ठूलो कूवा भएरि आइपुगे र “शमूल र दाऊद कहाँ छन्” भनी सोधे।
 मानिसहरूले जवाफ दिए, “रामाको छाउनी छेऊमा।”
 23 त्यसपछि शाऊल रामाको त्यस डेरामा पुगे। परमेश्वरको आत्मा पनि शाऊलमा उत्रियो। शाऊलले पनि अगमवाणी गर्न थाले। शाऊलले बाटोदेखि रामाको डेरा सम्मै अगमवाणी बोले।
 24 त्यसपछि शाऊलले आफ्नो लुगाहरू खोल्न थाले। शमूलको अधि पनि शाऊलले अगमवाणी गरिरहे। शाऊल त्यहाँ दिन रात नाङ्गै लडिरे। यही कारणले मानिसहरू भन्ने गर्छन्, “के शाऊल पनि अगमवक्ताहरू मध्ये कै एकजना हो?”

20

दाऊद र जोनाथनले एउटा सन्धि गर्छन्

- 1 रामाको छेऊ डेरबाट दाऊद दगुदै जोनाथनकहाँ गए। दाऊदले जोनाथनलाई भने, “मैले के भूल गरे? मेरो दोष के हो? तिम्रा पिताले मलाई किन मान्न चाहनु हुन्छ?”
 2 जोनाथनले भने, “त्यो सत्य हुन सक्दैन। तिमी मारिने छैनौ। मेरो पिताले मलाई नबताई कुनै काम पनि गर्नु हुँदैन। उहाँले मलाई मुख्य अनि साधारण सूचना भन्नुहुन्छ। यसकारण मेरो पिताले र यदि तिमीलाई मारिने योजना बनाएको भए मलाई किन भन्नुहुन्न र? यो हुने सक्दैन।”
 3 तर दाऊदले भने, “म तिम्रो मित्र हूँ, भने कुरा तिम्रो पितालाई राम्ररी थाह छ। तिम्रा पिताले सायद सोच्नुहुन्छ होला, “जोनाथनले यो कुरा थाह पाउँनु हुँदैन। यदि त्यसले थाहा पायो भने दाऊदलाई भन्छ।” परमप्रभु र तपाईं जीवित रहसम्म, नै यो सत्य हो मेरो मृत्यु नजिकै छ।”
 4 जोनाथनले भने, “तपाईंले मलाई जसो भन्नुहुन्छ म त्यसैगर्छु।”
 5 त्यसपछि दाऊदले भने, “हेर भोली औसीको चाड छ। मैले राजासँग खाना खानुपर्छ। तर साँझ सम्म मलाई खेतमा लुकेर बस्नु पर्छ।
 6 यदि तिम्रा बुबाले म यहाँ उपस्थित छैन भन्ने थाहा पाउनुभयो भने, त्यत्तिबेला तिमीले भन्नु, “दाऊद बेतलेहम घरमा जान चाहन्थ्यो। तिनका परिवारले नै मासिक बलि चढाउने कुरा छ। यसकारण दाऊदले मलाई बेतलेहम झर्न र परिवारसँग भेट्न देऊ भने।”
 7 यदि तिम्रा पिताले, “ठीक छ” भन्नु भयो भने म बाँचे। तर रिसाउनु भयो भने बुझ्नुहोस् कि उहाँले मलाई घात गर्न चाहनुहुन्छ।
 8 म माथि दया गर जोनाथन, म तिम्रो सेवक हूँ। परमप्रभुको अगाडि तिमीले मसँग सम्झौता गरेका छौ। यदि म दोषी छु भने तब तपाईंले नै मलाई मारु होस्। तर मलाई तिम्रा बुबा कहाँ नलैजाऊ।”
 9 जोनाथनले भने, “त्यसो त कहिले पनि होइन। यदि मेरा पिताले तिमीलाई घात गर्न खोज्नु, भएको मैले थाह पाएँ भने म तिमीलाई सावधान गराउनेछु।”
 10 दाऊदले भने, “यदि तपाईंलाई तपाईंका पिताले गाली गरे भने मलाई सावधान कसले गराउँछ?”
 11 तब जोनाथनले भने, “हिड खेततिर जाओ।” त्यसपछि दुवैजनासँगै खेततिर लागे।
 12 जोनाथनले दाऊदलाई भने, “म इझापलका परमेश्वर परमप्रभुको अगाडि प्रतिज्ञा गर्छु। मेरा पिताको तपाईंको बारेमा कस्तो सोचाइ छ म त्यो थाह गर्न प्रतिज्ञा गर्छु। साँच्चै खराबै सोचनु भएको छ कि असल सोचनु भएको छ तीन दिनभित्र म तपाईंलाई खेतमा खबर पठाउँछु।
 13 यदि मेरा पिताले तपाईंलाई घात पुर्याउन चाहनुभएको हो भने म तपाईंलाई भन्नेछु म यहाँबाट तपाईंलाई सुरक्षित जानदिनेछु। प्रतिज्ञा गरेको काम मैले गरिन भने परमप्रभुले मलाई सजाय दिनुहुन्छ। परमप्रभु तिमीसँग रहनु जसरी उहाँ मेरा पितासँग हुनुहुन्छ।
 14 जबसम्म म जीवित रहन्छु मलाई दया गर्नु अनि म मरेपछि
 15 मेरा सन्तान माथि दया गर्न नछोड। परमप्रभुले पृथ्वीमा भएका तपाईंका सबै शत्रुहरूलाई नष्ट गर्नुहुन्छ।
 16 त्यस समय यदि जोनाथनको परिवार दाऊदबाट अलग्गै हुन्छ भने पनि हबस्। परमप्रभुले चाहि दाऊदका शत्रुहरूलाई सजाय दिनु।”
 17 त्यसपछि जोनाथनले दाऊदलाई तिनीहरूको बीचमा भएको प्रेमको प्रतिज्ञालाई नवीकरण गर्नु भनि सोधे किनकी जोनाथनले दाऊदलाई आफू भन्दा ज्यादै प्रेम गर्थे।
 18 जोनाथनले दाऊदलाई भने, “भोली औसीको चाड हो। तपाईंको ठाउँ रिक्तो देखेर मेरा पिताले तपाईं कहाँ जानुभयो भनि सोच्नुहुनेछ।
 19 तेस्रो दिनमा पनि तपाईं जानुहोस् अनि त्यही ठाउँमा लुक्नु जहाँ तपाईं पहिला लुक्नु भएको थियो जब यो समस्या शुरू हुन्छ त्यही पहाडको छेउमा पखिन्छु।
 20 तेस्रो दिन म त्यही पहाडमा निशान हान्ने बहनामा आउनेछु र म काँड हान्ने छु।

21 म एउटा केटोलाई काँड खोज्न पठाउँनेछु। यदि सबै ठीक-ठाक छ भने म केटोलाई भने छु, 'हेर काँड नजिकै छ! तँ धेरै पर गइस्। मेरो नजिक काँड खोज।' त्यस बेला लुकेको ठाउँबाट तिमी निस्कन सक्छौ। शपत खाएर भन्छु कि जसरी परमप्रभु सत्य र जीवित हुनुहुन्छ, तिमी सुरक्षित छौ। त्यहाँ कुनै खतरा हुनेछैन।

22 तर यदि स्थिति ठीक छैन भने म केटोलाई भनेछु 'काँड धेरै पर पुगेको छ। उता गएर खोजेर आइज।' यदि मैले यसो भनेर अह्राएँ भने तिमी भाग्ने पछि। परमप्रभुले नै तिमीलाई टाढा पठाउनु भएको हो।

23 दया गरेर तिमी र मेरो बीचको सम्झौता चाहि नभुल्नु। परमप्रभु सधैं भरी हाम्रो साक्षी हुनुहुन्छ।"

24 त्यसपछि दाऊद खेतमा लुक्न गए।

उत्सवमा शाऊलको मनोभाव

औसीको चाड आयो। अनि राजा भोजनको निम्ति आफ्ना आसनमा बसे।

25 राजा पखाल के छेउमा सधैं बसे। उनको ठीक अगाडि जोनाथन बसे। अबनेर राजाको अलिक उता बसे र दाऊदको ठाउँ चाहि रिक्तो थियो।

26 त्यस दिन शाऊलले केही पनि भनेनन्। उनले सोचे, "दाऊदलाई केही भयो होला अथवा रीतिपूर्वक शत्रु छैन होला।"

27 तर भोलिपल्ट महिनाको दोस्रो दिन, दाऊदको ठाँउ अझै खाली नै थियो। त्यसपछि शाऊलले आफ्ना छोरा जोनाथनलाई सोचे, "हिजो र आज औसीको चाडमा यिशैको छोरा किन उपस्थित भएन?"

28 जोनाथनले भने, "दाऊदले बेतलेहम घर जान्छु भनेर मसित अनुमति माग्यो।

29 उसले भन्यो, 'मेरो परिवारले हाम्रो शहरमा बलिदान चढाउँदैछन् अरे, यसकारण मलाई घरमा जान दिनुहोस्। मलाई त्यहाँ जानु भनी दाऊदले हुक्म दिएका छन् यदि म तपाईंको साथी हुँ भने जान दिनुहोस् र दाऊदसँग भेट्न दिनुहोस्।' त्यही कारणले दाऊद यहाँ राजाको भोजमा आएन।"

30 शाऊल जोनाथनसँग साँच्चै क्रोधित भए। उसले जोनाथनलाई भने, "तँ दुष्ट आइमाईको छोरा होस्, जसले भनेको मान्दैन। अनि त्यो तेरो स्वभाव पनि हो मलाई थाहा छ तैले दाऊदको पक्ष लिएको छस्। तँ तेरो जन्म दिने आमा र तेरो आफ्नै लागि पनि लाज पाछेस्।

31 जब सम्म यिशैको छोरा जिउँदो छ तबसम्म तँ राजा हुने छैनस् नत तेरो राज्य पनि हुने छ। अब दाऊदलाई मकहाँ लिएर आइज। त्यो एउटा मेरोको मानिस हो।"

32 जोनाथनले पितालाई भने, "दाऊदलाई चाहि किन मार्ने? उसले के भूल गरेको छ?"

33 तर शाऊलले उसको छोरोलाई हत्या गर्नुको लागि भालाले हान्यो। यसबाट जोनाथनलाई थाहा लाग्यो कि उसका पिताले दाऊदलाई मार्ने चाहन्थ्यो।

34 जोनाथन रिसाएर टेबिल छोडेर हिँडे। जोनाथनलाई साँच्चै अशान्ति लाग्यो कि आफ्नो पितासित रिसाएर दोस्रो दिनको भोजन पनि उसले खाएनन्। उसको पिताले उसलाई अपमान गरे। ती उसका पितासित साँच्चै क्रोधित थिए अनि एकदमै दुःखी भए किनभने शाऊलले दाऊदलाई मार्ने चाहन्थे।

जोनाथनसँग दाऊदको बिदावारी

35 भोलिपल्ट बिहान जोनाथन खेतमा गए। जब तिनीहरू एक मत भएका थिए जोनाथन एउटा केटोलाई साथमा लिएर दाऊद भए कहाँ गए।

36 जोनाथनले केटोलाई भने, "कुद्दै गएर मैले हानेको काँड लिएर आउनु।" जब केटो कुद्न थाल्यो जोनाथनले त्यस केटाको टाउको मास्तिर आकाशतिर काँड हाने।

37 काँड झरेको तिर केटो दगुर्यो। तर जोनाथनले कराएर भने, "काँड तँ भएदेखि धेरै पर पुगेको छ।"

38 फेरि जोनाथन चिचियायो, "छिटो गर। काँड लिन जा। त्यहाँ उभिने होइन।" केटोले काँड ल्याएर आफ्नो मालिकलाई दियो।

39 यी सब के भइरहेछ केटोलाई केही थाहा भएन। खालि जोनाथन र दाऊदलाई मात्र थाहा थियो।

40 जोनाथनले धनुकाँड केटोलाई बोक्न दिए। त्यसपछि जोनाथनले केटोलाई "शहर जा" भनेर पठाए।

41 केटो गयो अनि पहाडको अर्को पट्टिबाट दाऊद आए। दाऊदले शिर भईतिर झुकाएर तीन पटक जोनाथनलाई अभिवादन गरे। त्यसपछि दाऊद र जोनाथनले एक-अर्कामा म्वाइँ खाए र दुबै रोए। जोनाथन भन्दा दाऊद ज्यादा रोए।

42 जोनाथनले दाऊदलाई भने, "शान्तिसित जाऊ। हामीले परमप्रभुको नाउँमा एका-दोस्रोलाई इमानदारी साथी हौं भनि प्रतिज्ञा गरिरहेका छौं। हामी र हाम्रा सन्तानहरूका निम्ति पनि परमप्रभु सधैं भरी साक्षी रहनु हुनेछ।"

21

पूजाहारी अहिमेलकसँग दाऊदको भेट

1 त्यसपछि दाऊद गए जोनाथन शहरमा फर्किए। दाऊद पूजाहारी अहिमेलकलाई भेट्न नोब नाउँको शहरमा गए।

अहिमेलक दाऊदलाई भेट्न बाहिर गए। अहिमेलक डरले कामिरहेका थिए। अहिमेलकले दाऊदलाई भने, "तपाईं किन एकलै हुनुहुन्छ? तपाईंसित कोही पनि छैनन्?"

2 दाऊदले अहिमेलकलाई जवाफ दिए, "राजाले मलाई विशेष आदेश दिनुभएको छ। उहाँले भन्नु भएको छ, 'यो यात्राको उद्देश्य कसैले पनि थाहा नपाओस्। कुनै पनि मानिसले थाहा नपाओस्।' जो मैले भने। मैले आफ्ना मानिसहरूलाई कहाँ भेट्नपर्ने हो बताइदिएको छु।

3 अब यो भन 'तिमीमा खानेकुरो के छ?' मलाई पाँचवटा रोटी वा जे छ देऊ।"

4 पूजाहारीले दाऊदलाई भने, "मेरोमा त्यस्तो साधारण रोटी छैन। तर मसँग केही पवित्र रोटी छन्, यदि तपाईंका अधिकारीहरूले कुनै झीहरूसँग सहवास गरेका छैनन्, भने यो रोटी खान सक्छन्।"

5 दाऊदले पूजाहारीलाई जवाफ दिए, "आज भोलि हामीले कुनै झी साथमा राखेका छैनौं। युद्धमा जाँदा हाम्रा मानिसहरू सधैं पवित्र भएर जान्छन् यहाँसम्म साधारण उद्देश्य सोध्न जाँदा पनि। आज त यो कुरा झन् साँचो हो कारण अति विशेष कुरा सोध्नु छ।"

6 त्यहाँ पवित्र रोटी बाहेक अरु कुनै रोटी थिएन। यसर्थ पूजाहारीले दाऊदलाई त्यही रोटी दिए। यो त्यही रोटी थियो जो पूजाहारीले परमप्रभुमा चढाएका थिए। पूजाहारीले प्रत्येक दिन त्यो रोटी बाहिर राखेर त्यसको सट्टामा ताजा रोटी राख्थे।

7 त्यस दिन शाऊलका अधिकारीहरू मध्ये एकजना त्यही थिए। उनी हुन एदोमी दोग्ग। दोग्गलाई त्यहाँ परमप्रभुको अघि राखेको थियो।* दोग्ग शाऊलका गोठालाहरूका प्रमुख थिए।

8 दाऊदले अहिमेलकलाई सोधे, "यहाँ एउटा भाला अथवा तरवार केही छ? राजाको ज्यादै जरूरी काम छ। मलाई छिटै जानु छ। मैले तरवार अथवा अन्य कुनै शस्त्र साथमा लिएर आइँन।"

* 21:7: त्यहाँ ... थियो यसको अर्थ यो हुमसक्छ कि: दोग्ग परमेस्वरको विशेष प्रतिज्ञाको एक भाग थियो। अथवा कुनै अन्य उद्देश्यको लागि यसको अर्थ यो पनि हुनसक्छ कि उसले अमराध गरेको हुनाले ऊ त्यहाँ राखिएको थियो जस्तै कसैलाई अचानक मारेको अभियोगमा।

9 पूजाहारीले भने, “यहाँ खालि एउटा तरवार छ त्यो पनि पलिशती गोल्थतको हो। तपाईंले एलाको बेसीमा त्यसलाई मोरेर लिएको तरवार हो। त्यो तरवार एउटा लुगामा बेहेर एपोदको पछाडि राखेको छ। यदि तपाईंलाई चाहिन्छ भने लिएर हुन्छ।”
दाऊदले भने, “त्यो मलाई देऊ। गोल्थतको जस्तो तरवार अरू कसैको छैन।”

दाऊद गातमा भागेर शत्रु कहाँ गए

10 शाऊलबाट भागेर दाऊद गातका राजा आकीश कहाँ पुगे।
11 आकीशका अधिकारीहरूलाई यो राम्रो लागेन। तिनीहरूले भन्छन्, “यो दाऊद हो, इस्राएली भूमिको राजा। यो त्यही व्यक्ति हो जसको गीत इस्राएलीहरू गाउँछन्। तिनीहरू नाच्दै उसको बारेमा यस्तो गाउँछन्;

“शाऊलले हजार शत्रुहरू मारे
तर दाऊदले दश हजार मारे।”

12 तिनीहरूले के भन्दैछन् दाऊदले ध्यान दिए। दाऊद गातका राजा आकीशसँग डराए।
13 यसर्थ दाऊदले आकीश र तिनका अधिकारीहरू अघि बौलाहाको बहाना गरे। तिनीहरूका अघि दाऊदले बौलाहा भएको नाटक गरे। उनले मूल टोकामा नै थुके र दाहीमा थुक चहुनु दिए।
14 आकीशले आफ्ना अधिकारीहरूलाई भने, “हेर यो मानिसलाई! यो त पागल हो। यस मानिसलाई मेरो उपस्थितिमा पागल कार्य गर्न यहाँ ल्याउनु अवश्यक छैन। भविष्यमा फेरि यो मानिसलाई मेरो घरमा नल्याउनु।
15 मसँग यस्ता बौलाहा मानिसहरू धेरै छन्। मलाई तिमीहरूले यसलाई यहाँ ल्याउने कुनै काम थियो भन्ने लाग्दैन। फेरि-फेरि यसलाई यहाँ मेरो घरमा नल्याउनु!”

22

दाऊद विभिन्न ठाउँहरूमा जान्छन्

1 दाऊदले गात छोडेर भागे। दाऊद आदुल्लामको गुफामा पुगे। दाऊदका दाज्यू-भाइहरू र आफन्तहरूले दाऊद आदुल्लाममा छ भनी सुने। तिनीहरू दाऊदलाई भेट्न गए।

2 धेरै मानिसहरूले दाऊदलाई साथ दिएका थिए। दाऊदलाई साथ दिनेहरूमा तिनीहरू थिए जो केही न केही समस्यामा परेका थिए। कोही क्रममा डुबेकाहरू थिए कोही आफ्नै जिन्दगीसँग असन्तुष्ट थिए। यिनीहरूले दाऊदलाई साथ दिए र तिनीहरूका नेता दाऊद थिए। त्यहाँ लगभग 400 पुरुषहरू दाऊदसँग थिए।

3 मोआबमा मिस्या जाँदा दाऊदले आदुल्लाम छोडे। मोआबका राजालाई दाऊदले भने, “मलाई परमेश्वरले के गरिरहनु भएको छ भनि नजान्नुजेलसम्म मेरा आमा बाबुलाई तपाईंले यहाँ बसे अनुमति दिनुहोस्।”

4 यसप्रकार दाऊदले उसका आमा-बुबालाई मोआबका राजा कहाँ ल्याए। जबसम्म दाऊद किल्लामा रहे तबसम्म उनका आमा बाबु मोआबका राजासँग बसे।

5 तर अगमवक्ता गादले दाऊदलाई भने, “किल्लामा नबस्यो होस्। बरू यहाको भूमिमा जानुहोस्।” यसर्थ दाऊद त्यहाँबाट हारेतको बन तिर गए।

शाऊलले अहीमिलेकको परिवारलाई नष्ट गरे

6 शाऊलले सुने कि उसका मानिसहरूले दाऊद र उनका मानिसहरू कतातिर छन् भन्ने थाहा पाए। शाऊल गिबाको टाकुरामा एउटा रूखको छाहारीमिनि बसिरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए। तिनका सबै अधिकारीहरू वरिपरि उभिएका थिए।

7 शाऊलले आफ्ना वरिपरि उभिएका अधिकारीहरूलाई भने, “बिन्यामीनका मानिसहरू हो सुन, तिमीहरूले विचार गरेका छौ, यिँशेको छोरा दाऊदले तिमीहरूलाई खेत तथा दाखका बगान दिएको छ? तिमीहरूले यो पनि सोचेका छौ कि दाऊदले तिमीहरूको उन्नति गराउने छ अनि 1,000 र 100 मानिसहरूका अधिकारी बनाउने छ?”

8 तिमीहरू सबैले मेरो विरुद्ध षड्यन्त्र रच्दैछौ। तिमीहरू कसैले पनि छोरा जोनाथनले यिँशेका छोरासँग सन्धि गरेको छ भनेर भनेनौ कसैले मेरो वास्ता गरेनौ। मेरो छोरा जोनाथनले दाऊद मेरो नोकरलाई सहायता गरेको कुरा कसैले पनि भनेनौ। जोनाथनले दाऊदलाई लुकेर रहनु भन्ने गथ्यो ताकि उसले मलाई आक्रमण गर्न सकोस्। अनि दाऊदले अहिले त्यही नै गर्दैछ।”

9 एदोमी दोएरा शाऊलका अधिकारीहरूसँगै उभिरहेको थियो। दोएगले भन्यो, “मैले यिँशेका छोरा दाऊदलाई नोब भन्ने ठाउँमा देखें। दाऊद अहीतबका छोरा अहीमिलेकलाई भेट्न आएका थिए।

10 अहीमिलेकले परमप्रभुसँग दाऊदका लागि प्रार्थना गरे। तिनले दाऊदलाई भोजन पनि दिए। अनि अहीमिलेकले दाऊदलाई पलिशती गोल्थतको त्यो तरवार पनि दिए।”

11 त्यस पछि राजा शाऊलले पूजाहारीहरूलाई हाजिर गराउनु भनेर मानिसहरूलाई आदेश दिए। शाऊलले अहीतबका छोरा अहीमिलेकलाई तिनका आफन्तहरूसित लिएर आउनु भन्ने आदेश दिए। अहीमिलेकका आफन्तहरू नोबमा पूजाहारी थिए। तिनीहरू सबै राजाका आगाडि हाजिर भए।

12 शाऊलले अहीमिलेकलाई भने, “हे अहीतबका छोरा, सुन।”

अहीमिलेकले जवाफ दिए, “भन्नुहोस्, मेरो प्रभु।”

13 शाऊलले अहीमिलेकलाई भने, “तिमी र यिँशेका छोरा दाऊदले मेरो विरुद्ध किन षड्यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी र तरवार दियो। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्न मौका हँदैछ।”

14 अहीमिलेकले जवाफ दिए, “दाऊद तपाईंको सबभन्दा भरोसा गर्न योग्यको पात्र हो। तपाईंका कुनै अधिकारी पनि दाऊद जस्ता विस्वासी छैनन्। दाऊद त तपाईंका आफ्नै ज्वाइँ हुन्। साथै दाऊद तपाईंका अंगरक्षकहरूका कप्तान पनि हुन्। तपाईंका परिवारका सबैले दाऊदलाई आदर गर्छन्।

15 दाऊदको लागि मैले प्रार्थना गरेको यो प्रथमचोटि होइन। मलाई र मेरा आफन्तहरूलाई दोष नदिनुहोस्। हामी त तपाईंका सेवक हौं। कहाँ के भइरहेछ मलाई केही थाहा छैन।”

16 तर राजाले भने, “अहीमिलेक, तिमी र तिम्रा आफन्तहरू मारिनु नै पर्छ।”

17 अनि राजाले आफ्ना छेउमा उभिएको रक्षकलाई आदेश दिए, “जाऊ, परमप्रभुका ती पूजाहारीहरूलाई मार। यसो गर्ने पछि कारण तिनीहरू दाऊदका मानिसहरू हुन्। दाऊद भाग्दै थियो भन्ने जान्दा जान्दै पनि तिनीहरूले मलाई बताएनन्।”

तर राजाका अधिकारीहरूले परमप्रभुका ती पूजाहारीहरूलाई मारि अस्वीकार गरे

- 18 यसर्थ राजाले दोएगलाई आदेश दिए। शाऊलले भने, “दोएग, तिमी गएर पूजाहारीहरूलाई मार।” एदोमी दोएग गएर पूजाहारीहरूको हत्या गरे। त्यस दिन दोएगले 85 जना पूजाहारीहरूलाई मारे।
- 19 नेब पूजाहारीहरूको शहर थियो। दोएगले नेबका सम्पूर्ण मानिसहरूलाई मारे। दोएगले तरवारले पुरूष, स्त्री बालक र शिशु लगायत सबैलाई मारे। यहाँ सम्म दोएगले गाई गोरु गधा र भेडा समेत बाँकी राखेनन्।
- 20 तर एबीयातार उम्केर भागे, एबीयातार अहीमेलेकका छोरा थिए। अहीमेलेक चाहे अहीत्वका छोरा थिए। एबीयातार भागेर गएर दाऊदसँग मिले।
- 21 एबीयातारले दाऊदलाई शाऊलले पूजाहारीहरू मारेको वृत्तान्त बताए।
- 22 त्यसपछि दाऊदले एबीयातारलाई भने, “त्यस दिन नेबमा मैले एदोमी दोएगलाई देखेको थिएँ। मलाई थाहा थियो त्यसले शाऊललाई बताउने छ भनेर। तिम्रा पिताको परिवारलाई मरेकोमा म आफूलाई जिम्मेवारी ठान्छु।
- 23 त्यो मानिस (शाऊलले) तपाईंलाई मारन चाहान्छ र मलाई पनि। तिमी यहाँ बस नडराऊ। तिमी यहाँ मसँग सुरक्षित रहने छौ।”

23

- दाऊद कीलाको नगरमा
- 1 मानिसहरूले दाऊदलाई भने, “हेनुहोस्, पलिशतीहरूले कीलाको शहरमाथि आक्रमण गरिरहेका छन्। खलाबाट तिनीहरूले अन्न लूट्न शुरू गरे।”
- 2 दाऊदले परमप्रभुलाई सोधे, “के मैले पलिशतीहरू विरुद्ध युद्ध गर्न जानु?”
- परमप्रभु परमेश्वरले दाऊदलाई भन्नु भयो, “जाऊ र पलिशतीहरूमाथि जाइ लाग अनि कीला शहरको रक्षा गर।”
- 3 तर दाऊदका मानिसहरूले भने, “हेनुहोस्, हामी यहाँ यहूदाका डराएर बसिरहेका छौ। साँच्चै पलिशती सेनाहरू अघि पुग्दा हामी झन् ज्यादा डराउने छौ।”
- 4 दाऊदले फेरि परमप्रभुलाई सोधे अनि परमप्रभुले जवाफ दिनु भयो, “कीलामा जाऊ। म पलिशतीहरूलाई हराउन म सहयोग गर्ने छु।”
- 5 यसरी दाऊद र तिनका मानिसहरू कीलामा गए। दाऊद र तिनका मानिसहरू पलिशतीसँग लडे। दाऊदका मानिसहरूले पलिशतीहरूलाई हराए अनि तिनीहरूका पशु लिए। यसरी दाऊदले कीलाका मानिसहरूलाई बाँचाए।
- 6 (जब एबीयातार भागेर दाऊदकहाँ पुगे तिनले आफूसँग एउटा एपोद पनि लगेका थिए।)
- 7 मानिसहरूले शाऊललाई अहिले दाऊद कीलामा छ भनेर सुनाए। शाऊलले भने, “परमेश्वरले दाऊदलाई मेरा हातमा सुम्पिनु भएको छ। दाऊद फन्दामा परेकोछ। उ यस्तो शहरमा पस्को जहाँ ढोकाहरू छन् र ढोकाहरूमा ताला लगाउने बारहरू छन्।”
- 8 शाऊलले आफ्ना सारा सेनाहरूलाई लडाइकोलागि भेला गराए। ती सेनाहरू कीलामा दाऊदका मानिसहरूसँग युद्ध गर्न तयार रहे।
- 9 शाऊलले दाऊदको विरुद्धमा बनाएको योजना उसलाई थाहा भयो। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याऊ।”
- 10 दाऊदले प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, मैले सुने कि मेरो कारण शाऊलले यो शहर नष्ट गर्ने योजना बनाउँदैछ।
- 11 के साँच्चै हुन आउँछ? के किलाका मानिसहरूले म र मेरो मानिसहरूलाई शाऊलको हातमा सुम्पी देलान? परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंको दास हुँ। मलाई बताउनुहोस्।”
- परमप्रभुले भन्नु भयो, “शाऊल यो हुन आउँछ।”
- 12 दाऊदले फेरि आफ्नो प्रभु दोहोर्‍याए, “के कीलाका मानिसहरूले मलाई शाऊलका हातमा सुम्पिन्छन्?”
- परमप्रभुले भन्नु भयो, “तिनीहरूले त्यसै गर्नेछन्।”
- 13 त्यसर्थ दाऊद र तिनका मानिसहरूले कीला छोडिदिए। दाऊदसँगै जानेहरू प्रायः 600 मानिस थिए। दाऊदको र उसका मानिसहरू एक ठाउँ देखि अर्को ठाउँ हुँदै घुमिरहे। शाऊलले दाऊद किलाबाट भागे भन्ने थाहा पाए। यसर्थ शाऊल त्यस शहरतिर गएनन्।
- शाऊलले दाऊदको खेदो गर्छन्
- 14 दाऊद मरुभूमिको किल्लामा बस्न पुगे। दाऊद जीपको मरुभूमिको पहाडी क्षेत्रमा गए। शाऊलले सधैँ नै दाऊदको खोजी गर्थे, तर परमप्रभुले शाऊलको हातबाट दाऊदलाई जोगाउनु हुन्थ्यो।
- 15 दाऊद जीपको मरुभूमिको होरेश भन्ने ठाउँमा थिए। त्यहाँ शाऊल दाऊदलाई मारन आइरहेकाले तिनी साबै डराए।
- 16 तर शाऊलको छोरा जोनाथन दाऊदलाई भेट्न होरेश गए। जोनाथनले दाऊदलाई परमेश्वरलाई विश्वास गर्न अझ जोड गरे।
- 17 जोनाथनले दाऊदलाई भने, “डराउनु पर्दैन। मेरा पिता शाऊलले तपाईंलाई हानि गर्ने छैनन्। तपाईं इस्राएलका राजा हुनुहुन्छ। मचाहिँ तपाईं पछिको हुनेछु। यो कुरा मेरा पिताले पनि जान्दछन्।”
- 18 जोनाथन र दाऊद दुवैले परमप्रभु अघि एउटा बाचा-बन्धन गरे। त्यसपछि जोनाथन घरतिर लागे अनि दाऊद होरेशमानै बसे।
- जीपका मानिसहरूले शाऊललाई दाऊदबारे बताउँछन्
- 19 जीपका बासिन्दाहरू गिबामा शाऊललाई भेट्न आए। तिनीहरूले शाऊललाई भने, “दाऊद हाम्रै क्षेत्रमा लुकेरहेका छन्। ऊ हकीला पहाडको होरेश नाउँको किल्लामा छन्, जो यशीमोनको दक्षिणमा पर्छ।
- 20 अब, महाराज, तपाईं जहिले आए पनि हुन्छ। दाऊदलाई तपाईंको जिम्मा लगाउने काम हाम्रो भयो।”
- 21 शाऊलले जवाफ दिए, “परमप्रभुले मलाई सहायता गरेकोमा तिमीहरूलाई आशीर्वाद दिऊन।
- 22 जाऊ र उसको बारे अझ जानकारी लेऊ। दाऊद कहाँ बस्छ थाहा गर। दाऊदलाई त्यहाँ कसले देख्छ त्यो पनि बुझिराख। शाऊलले मनमनै विचार, ‘दाऊद साह्रै चलाक छ। उसले मलाई छक्याउन सक्छ।’
- 23 दाऊद लुकेको ठाउँहरू पत्ता लगाऊ। त्यसपछि आएर मलाई वृत्तान्त बताऊ। त्यस पछि म तिमीहरूसित जानेछु। यदि दाऊद ती ठाउँहरूमा कतै छ भने यहूदाको प्रत्येक घरहरूमा छापामारेर म त्यसलाई पतालगाउँनेछु।”
- 24 अनि जीपका मानिसहरू जीपमा फर्किए पछि शाऊल त्यहाँ गए।
- दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबाको माओन वनमा थिए।
- 25 शाऊल र तिनका मानिसहरू दाऊदको खोजीमा गए। तर मानिसहरूले दाऊदलाई होसियार गराए। शाऊलले तिमीलाई खोज्दै छ भनेर खबर दिए। त्यसपछि दाऊद माओनको मरुभूमिको तल चट्टानतिर गए। शाऊलले दाऊद माओनको मरुभूमितिर् गएको कुरा थाहा पाए। यसरी शाऊल दाऊदको खोजीमा त्यस ठाउँतिर गए।
- 26 शाऊल पहाडको एकापट्टि थिए, त्यही पहाडको अर्कोपट्टि दाऊद र तिनका मानिसहरू थिए। दाऊद शाऊलको पञ्जाबाट बाँचन हतारिदै थिए। शाऊल र उसका सिपाहीहरू दाऊदलाई पक्रन पहाडको चारैतिर घुमिरहेका थिए।

- 27 त्यति नै बेला एउटा समाचार-वाहक शाऊल कहौं आयो अनि जानकारी दियो, “चाँडो आउनुहोस् पलिशतीहरूले हामीलाई आक्रमण गर्दैछन्।”
 28 यसकारण शाऊलले दाऊदको पिछा गर्न छोडे अनि पलिशतीहरूसँग लडन गए। यही कारण मानिसहरूले त्यस ठाउँको नाउँ “छुट्टयाउने चट्टान” भन्न थाले।
 29 दाऊद माओनको मस्भूमि त्यागेर एनगदीको छेउको किल्लामा गए।

24

- दाऊदले शाऊललाई लाजमर्दो बनाएको
 1 शाऊलले पलिशतीहरूलाई खेदिसकेपछि मानिसहरूले शाऊललाई भने, “दाऊद त एनगदीको नजिककै मस्भूमिमा छ।”
 2 सारा इस्राएलबाट शाऊलले 3,000 मानिसहरूलाई छाने। शाऊलले ती छानिएका मानिसहरू लिएर दाऊद र तिनका मानिसहरूको खोजी गर्न थाले। तिनीहरूले घोरल-चट्टानको छेउछाउमा खोजे।
 3 शाऊल बाटो छेउको भेडा गोठमा आए। त्यहाँ छेउमा एउटा गुफा थियो। शाऊल आफैलाई लुकाउन गुफा भित्र पसे। दाऊद र तिनका मानिसहरू धेरै पर गुफाभित्र लुकिरहेका थिए।
 4 मानिसहरूले दाऊदलाई भने, “आज परमप्रभुले भन्नु भएको दिन होइन? उहाँले तपाईंलाई भन्नु भएको थियो, ‘तिम्रो शत्रुलाई म तिम्रो हातमा सुम्पिदिन्छु, त्यसपछि तिम्रो इच्छानुसार तिम्रो शत्रुलाई जे गर्छौं गर।’”
 त्यसपछि दाऊद घम्स्रै-घम्स्रै शाऊलको छेउ पुगे। दाऊदले शाऊलको खास्टोको एक टुक्रा चाल नपाई काटिदिए।
 5 पछि दाऊदलाई शाऊलको टुक्रा खास्टो काटकोमा नराम्रो लाग्यो।
 6 दाऊदले मानिसहरूलाई भने, “परमप्रभुले मलाई आफ्नो मालिकलाई क्षति गर्नबाट रोक्नु। शाऊल परमप्रभुले छान्नु भएको राजा हुन र मैले त्यसो नगरको भए हुने थियो।”
 7 दाऊदले यसो भनेर आफ्ना मानिसहरूलाई रोकी राखे। उसले तिनीहरूलाई शाऊललाई हानि गर्न अनुमति दिएन।
 शाऊल गुफा छोडेर आफ्नै बाटो लागे।
 8 दाऊद गुफाबाट निस्किएर आए र शाऊललाई बोलाउँदै भने, “हे मेरो प्रभु! महाराजा!”
 शाऊलले पछि फर्केर हेरे। दाऊदले शिर झुकाए।
 9 दाऊदले शाऊललाई भने, “जब मानिसहरूले भन्छन्, ‘दाऊदले तपाईंलाई चोट पुर्याउने योजना बनाइरहेछ?’ तपाईंले किन तिनीहरूको कुरा सुन्नुभयो।
 10 म तपाईंलाई हानि पुर्याउने छैन। तपाईं आफ्नै आँखाले देख्न सक्नुहुन्छ। परमप्रभुले तपाईंलाई आज मेरो हातमा गुफामै सुम्पिदिनु भएको थियो। तर मैले तपाईंको हत्या गरिन। तपाईंमाथि म कृपालु भएँ। मैले भने, ‘म मेरो मालिकलाई हानि गर्न छैन। किनभने उनी परमप्रभुले छान्नु भएको राजा हुन।’
 11 यो लुगाको टुक्रा मेरो हातमा हेर्नुहोस्। मैले यो टुक्रा तपाईंको खास्टोबाट काटेको हुँ। म तपाईंलाई मार्न सक्थेँ, तर मैले त्यसो गरिन। यो कुरा तपाईंलाई थाहा होस् भन्ने म चाहान्छु। म तपाईंलाई यो जनाउन चाहान्छु कि तपाईंको विस्द्वामा मैले कुनै योजना बनाएको छैन। मैले तपाईंलाई कुनै अनिष्ट गरेको छैन। तर तपाईं मेरो पछि लागेर मलाई मार्न चाहानुहुन्छ।
 12 परमप्रभुले नै यसको न्याय गर्नुहुन्छ। मलाई गर्नु भएको अत्यचारको बदला परमप्रभुले तपाईंलाई दण्डित तुल्याउनु हुनेछ। तर म आफै तपाईंको विस्द्वामा जाँदिन।
 13 त्यहाँ एउटा पुरानो भनाइ नै छ,

‘खराब कुरा दृष्ट मानिसहरूबाट फैलिन्छ।’

- “मैले कुनै नराम्रो गरिन। म दृष्ट मानिस पनि त होइन। म तपाईंलाई हानि गर्नेछैन।
 14 तपाईंले कसलाई खेदो गर्नु भएको छ? इस्राएलका राजा कसको विस्द्वामा आक्रमणमा ओल्लिएका छन्? तपाईंले आफ्ना वास्तविक शत्रुलाई खेदिरहनु भएको छैन। तपाईं मेरोको कुकुर अथवा उपियाँको पछि लाग्नु जस्तै हो।
 15 परमप्रभुले यस मामलामा न्याय गर्नुहुनेछ। उहाँले नै हामी दुई बीचमा निर्णय गर्स्न्। जब उहाँले तपाईंबाट मलाई जोगाउनु हुन्छ परमप्रभु आफैले देखाउनु हुनेछ कि म सही छु।”
 16 दाऊद चुप लागे अनि शाऊलले सोधे, “यो तिम्रो आवाज हो, मेरो छोरा दाऊद?” त्यसपछि शाऊल रुनथाले शाऊल धेरै नै रोए।
 17 शाऊलले भने, “तिमी म भन्दा धर्मी अनि असल छौ तिमीले म प्रति असल काम गर्थौं, तर म नै तिम्रो विस्द्वामा थिएँ।
 18 मेरो लागि गरेका असल कामहरूका बारे तिमीले भन्यौ। परमप्रभुले नै मलाई तिम्रो सामू ल्याउनु भयो। तर तिमीले मलाई केही गरेनौ।
 19 यसले यो देखाउँछ म तिम्रो शत्रु होइन। मानिसले शत्रुलाई सहजै पक्रन सक्दैन र सहजै छोड्दैन पनि उसले शत्रुलाई राम्रो गर्दैन। परमप्रभुले तिमीलाई इनाम दिनुहुन्छ, कारण तिमीले मलाई केही गरेनौ।
 20 म जान्दछु तिमी राजा हुने नै छौ। तिमीले इस्राएल माथि शासन गर्ने नै छौ।
 21 अब मलाई एउटा वचन देऊ। परमप्रभुको शपथ खाएर वचन देऊ कि मेरो सन्तानहरू कसैलाई पनि मार्ने छैनौ। मेरा पिताको परिवारबाट मेरो नाउँ निशान हटाउने छैनौ।”
 22 दाऊदले शाऊलसँग शपथ खाए। दाऊदले शाऊलका सन्तानहरू कसैलाई पनि मार्ने छैनन् भन्ने वचन सुनेर शाऊल घरतिर फर्के। दाऊद र तिनका मानिसहरू किल्लातिर लागे।

25

- दाऊद र मूर्ख नाबाल
 1 शमूएलको मृत्यु भयो। सारा इस्राएलीहरू भेला भएर शमूएलको मृत्युमा दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई तिनको आफ्नै घर रामामा गाडे। त्यसपछि दाऊद पारानको मस्भूमितिर् लागे।
 2 माओनमा एकजना असाध्यै धनी मानिस थिए। ऊसित 3,000 भेडाहरू र 1,000 बाख्राहरू थिए। उसको कर्मेलमा धन-सम्पत्ति थियो। ऊ त्यहाँ आफ्नो भेडाको ऊन कत्रन थाले।

3 त्यस मानिसको नाउँ नाबाल थियो। ऊ कालेब सन्तानको थियो। नाबालकी पत्नी अबीगेल थिईन, ऊ सुन्दरी र बुद्धिमती थिईन। तर नाबाल, अति निष्ठुर र नीच स्वभावको मानिस थियो।

4 नाबालले भेडाको ऊन कन्नैदछ भन्ने खबर दाऊदले मस्भूमिको क्षेत्रमा नै सुने।

5 दाऊदले दशजना युवकहरूलाई नाबालकहाँ पठाए। दाऊदले तिनीहरूलाई भने, “कर्मेलम जाऊ र नाबाललाई मेरो नाउँमा ‘अभिवादन’ गर।”

6 उसलाई भने, “म आशा गर्छु कि तपाईंको परिवार र तपाईं अधिकार गर्नु भएका सबै असलै होलान्।

7 मैले थाहाँ पाएँ कि तपाईं आफ्नो भेडाको ऊन कन्नैद हुनुहुन्छ। तपाईंका गोठालाहरू केही समयदेखि हामीसित थिए। हामीले तिनीहरूसित खराब व्यवहार गरेनौं। जब तिनीहरू कर्मेलमा थिए तिनीहरूको केही पनि हराएन अथवा चोरिन।

8 तपाईंले सेवकहरूलाई सोध्नुहोस् अनि तिनीहरूले सत्य बोल्ने छन्। मेरो जवान मानिसहरूप्रति दया गर्नुहोस्। अहिले उत्सवको समय भएको कारण, तपाईंले जे गर्नु सक्नुहुन्छ मेरो सेनाहरूलाई गरिदिनुहोस्। मेरो निम्ति यति काम गरिदिनुहोस्, तपाईंको मित्र दाऊद।”

9 दाऊदका मानिसहरू नाबालकहाँ गए। तिनीहरूले दाऊदको समाचार नाबाललाई सुनाए।

10 तर नाबालले दुष्ट आचारण देखाए र भन्ने, “दाऊद को हो? यो यिँशैको छोरो को हो? आज भोलि धेरै कमाराहरू आफ्ना मालिक छोडेर भाँदैछन्।

11 मसँग रोटी-पानी छ। म सँग मासु पनि छ जुन मैले मेरो भेडाहरूबाट ऊन कन्नै नोकरहरूका निम्ति तयार पारेकोछु। तर म यो मासु रोटी अनि पानी नचिनेको मानिसहरूलाई दिने छैन।”

12 दाऊदका मानिसहरू फर्केर गएर नाबालले भनेका सबै कुराहरू दाऊदलाई सुनाए।

13 त्यसपछि दाऊदले आफ्ना मानिसहरूलाई भने, “आफ्नो-आफ्नो तरवार भिर।” यसरी दाऊद र उनका मानिसहरूले तरवार भिरे। झण्डै 400 मानिसहरू दाऊदसँग गए। 200 मानिसहरू मात्र सर-सामानसँग बसे।

अबीगेलले विपत्ती टारिन

14 नाबालको एउटा नोकरले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले आफ्ना समाचार-वाहकहरूलाई हाम्रा मालिक नाबाल भए ठाउँसम्म पठाए। तर नाबाल तिनीहरू प्रति तुच्छ थिए।

15 ती मानिसहरू हाम्रा निम्ति साँझ असल थिए। जब हामी भेडाहरू मैदानमा लिएर जान्थ्यौं। दाऊदका मानिसहरू हामीसितै दिनभरी हुन्थे। अनि तिनीहरूले हाम्रो कुनै नोक्सान गरेनन्। तिनीहरूले कहिले पनि केही चोरिन।

16 दाऊदका मानिसहरूले दिन रात हाम्रो रक्षा गर्थे। हामीले भेडा चराइहेको समयमा पनि तिनीहरूले हाम्रो चौँरिबाट पर्खालले झैं रक्षा गर्थे।

17 यसको विषयमा सोचेर केही गर्नुहोस्। नाबाल सधैं मूर्ख छन् ऊसित कुरा गर्न सकिँदैन अनि आउने विपत्तिको विषयमा उसलाई चेताउनी दिन सकिँदैन। अब नाबाल र तिनका सन्तानमाथि ठूलो विपत्ती आइलामेछ।”

18 अबीगेलले हतार हतार 200 वटा रोटी, दुइ मशक दाखरस पाँचवटा पकाएको भेडा, पाँच पाथी पकाएको चिउरा 100 झुप्पा किसमिस र सुकाएको 200 झुप्पा नेभारा तयार पारी गधाहरूमा लदाइन।

19 त्यसपछि नोकरहरूलाई भनिनु, “यो लिएर जाऊ। म पछि-पछि आउँदै छु।” तर यी सब तिनले आफ्नो लोभेलाई भनिनु।

20 गधामा चढेर अबीगेल त्यस पहाडको अर्को पट्टिको पछेरामा गइन्। तिनले दाऊदलाई आफ्ना मानिसहरूसँग पहाडको अर्को पट्टिबाट आउँदै गरेका भेटिन।

21 अबीगेललाई भेट्न भन्दा अघि दाऊदले भन्दै थिए, “मैले त्यस मस्भूमिमा नाबालको सम्पत्ति रक्षा गरेँ। मैले यति सुरक्षा गरे कि नाबालले केही नोक्सान भोगेन। मैले गरेको सबै व्यर्थ भयो। मैले भलाई गरे तर त्यसले त दुर्ब्यवहार गर्थो।

22 यदि मैले नाबालको परिवारका कुनै पनि पुरुषलाई भोली बिहान सम्म जीवित रहन दिएँ भने मलाई परमेस्वरले दण्ड दिनुन।”

23 त्यति नै बेला अबीगेल आइपुगिन्। अबीगेलले दाऊदलाई देख्न साथ गधाबाट ओलिनु र दाऊदको अघि शिर झुकाइन।

24 तिनको अन्हार दाऊदको अघि झँड्या निहुराए र अबीगेलले भनिनु, “महाशय कृपया, मलाई केही भन्न दिनुहोस्। मैले भनेका कुरा सुनिदिनुहोस्। जे भयो त्यसका निम्ति मलाई दोषी ठहराउनुहोस्।

25 तपाईंले पठाउनु भएका मानिसहरू मैले देखिँन। महाशय त्यो काम नलाम्ने नाबालको कुरामा ध्यान नदिनुहोस्। जस्तो उसको नाउँ छ मानिस पनि त्यस्तै छ। उसको नाउँको अर्थ ‘मूर्ख,’ भए जस्तो उ पनि मूर्ख नै छ।

26 परमप्रभुले तपाईंलाई निर्दोष मानिसहरूको हत्या गर्नबाट जोगाउनु भयो। जस्तो परमप्रभु जीवित हुनुहुन्छ त्यस्तै तपाईं पनि जीवित हुनुहुन्छ। म प्रार्थना गर्छु कि तपाईंका सबै शत्रुहरू अनि जसले तपाईंलाई क्षति गराउँन चाहन्छन् तिनीहरू सबै नाबाल जस्तै होउन्।

27 मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्।

28 मेरो भूलमा क्षमा दिनु होस्। मलाई थाहा छ परमप्रभुले तपाईंको परिवारलाई शक्तिशाली तुल्याउनु हुनेछ र धेरै राजाहरू तपाईंको परिवारबाट आउनेछन्। परमप्रभुले यस्तो गर्नु हुनेछ कारण तपाईंले उहाँको निम्ति युद्ध गर्नु भएको छ। यसर्थ तपाईं बाँच्नुजेल मानिसहरूले तपाईंमा कुनै खोट पाउने छैनन्।

29 यदि कसैले तपाईंलाई मान्ने खेदो गर्थे भने परमप्रभु तपाईंको परमेस्वरले तपाईंको जीवनलाई बचाउँनु हुनेछ। तर धुँयेत्रोबाट ढुङ्गा पर्योकिएँ झैं परमप्रभुले तपाईंका शत्रुहरूलाई फ्याँक्नु हुनेछ।

30 तपाईंलाई परमप्रभुले धेरै राम्रो कार्य गर्ने वचन दिनु भएको छ। उहाँले आफ्नो वचन पूरा गर्नुहुनेछ। परमेस्वरले तपाईंलाई इश्राएलको अगुवा बनाउनुहुनेछ।

31 तर तपाईं निर्दोष मानिसहरूको हत्या गरेर भूल नगर्नुहोस्। अझै भड्खालोमा नपस्नुहोस्। परमप्रभुले तपाईंलाई जब सफलता हासिल गराउनु हुन्छ दया गरी मलाई सम्झनुहोला।”

32 दाऊदले अबीगेललाई जवाफ दिए, “परमप्रभु इश्राएलका परमेस्वरको प्रशंसा गर। आज उहाँले तिमीलाई म भए कहाँ पठाउनु भएको निम्ति प्रशंसा गर।

33 तिम्रो सही विचारको निम्ति परमेस्वरले तिमीलाई आशीर्वाद दिनुन। आज निर्दोष मानिसहरूको हत्या गर्नबाट तिमीले मलाई रोक्थौ।

34 साँच्चै नै परमप्रभु इश्राएलका परमेस्वर जीवित हुनुहुन्छ म त्यो भन्छु। यदि तिमी ठीक समयमा नआइपुगेका भए भोली बिहान सम्ममा नाबालका एउटै मानिस पनि जीवित रहने थिएनन्।”

35 त्यसपछि दाऊदले उपहार स्वीकार गरे। दाऊदले भने, “शान्तिसित घर जाऊ। मैले तिम्रा सबै कुरा सुने र म तिमीले भने जस्तै गर्नेछु।”

नाबालको मृत्यु

- 36 अबीगेल घर फर्किने। नाबाल घरैमा भोज मनाइहेका थियो। नाबाल राजाले जस्तै भोजन खाँदै थिए। उ मग्न थिए अनि खबै पिएका थिए। यसर्थ भोलि बिहान नहुजेले अबीगेलले केही भनिन्।
- 37 भोलि पल्ट बिहान नाबाल शान्त थियो। यसर्थ उसकी पत्नीले सबै बताइन्। त्यति नै बेला नाबाल मुटुको वेदनाले पीडित भयो।
- 38 झण्डै दश दिनपछि परमप्रभुले नाबाललाई मृत्यु दण्ड दिनुभयो।
- 39 दाऊदले नाबालको मृत्युको खबर सुने। दाऊदले भने, “परमप्रभुको महिमा होस्। नाबालले मेरो विषयमा दूरा कुरा गरे, तर परमप्रभु परमेस्वरले मेरो पक्ष लिनुभयो। परमप्रभुले मलाई पाप गर्नबाट बचाउँनु भयो अनि परमप्रभुले नाबाललाई उसका अपराधको निम्ति मृत्यु दण्ड दिनुभयो।” त्यसपछि दाऊदले अबीगेललाई समाचार पठाउनु भयो अनि दाऊदले उनलाई आफ्नी पत्नी हुने प्रस्ताव राख्नुभयो।
- 40 दाऊदका नोकरहरू कर्मेलमा आएर अबीगेललाई भने, “दाऊदले हामीलाई पठाउनु भएको छ। तपाईं उहाँकी पत्नी हुनुहोस् भन्नु भनी उहाँले समाचार पठाउनु भएको छ।”
- 41 अबीगेलले शिर झुकाइन् र भनिन्, “म तपाईंको दासी हूँ। म तपाईंको सेवा गर्न राजी छु। म मेरो स्वामी दाऊदका सेवकहरूका खुट्टा धुन तयार छु।”
- 42 हतार-हतार तयार भएर गधामा चढी ती दूतहरूसँग अबीगेल बाटो लागिन्। अबीगेलले आफूसित पाँचजना सहेलीहरू लगिन् र आफू दाऊदकी पत्नी भइन्।
- 43 दाऊदले यिजेरलकी अहीनोमलाई पनि विवाह गरेका थिए। दाऊदका अहीनोम र अबीगेल दुवै पत्नी भए।
- 44 दाऊदले शाऊलकी छोरी मीकललाई पनि विवाह गरेका थिए। तर शाऊलले तिनलाई दाऊदबाट खोसे। शाऊलले गल्लीमको लेशको छोरा पलिरतीलाई मीकल दिएका थिए।

26

दाऊद र अबीशै शाऊलको छाउनीमा पसे

- 1 जीपीका मानिसहरू शाऊललाई भेट्न गिबा गए। तिनीहरूले शाऊललाई भने, “हकीलाको पहाडमा दाऊद लुक्दैछ। यो पहाड यशीमोन देखि पारि पर्छ।”
- 2 शाऊल जीपको मरुभूमि गए। शाऊलले 3,000 सेनाहरू इसाएलबाट छानेर लगे। शाऊल र उसका सेनाहरूले जीपको मरुभूमिमा दाऊदलाई खोजे।
- 3 शाऊलले उसको छाउनी हकीलाको पहाडमाथि बाटोको छेउमा यशीमोन तिर फर्काए बनाए। दाऊद त्यही मरुभूमिमा थिए। शाऊलले पीछा गर्दैछन् भन्ने कुरा तिनलाई थाहा थियो।
- 4 यसर्थ दाऊदले चेबाहरू पठाए। दाऊदलाई थाहा लाग्यो शाऊल हकीलामा छ भनेर।
- 5 दाऊद शाऊलको छाउनीमा गए। शाऊल र अबनेर कहाँ सुतिरहेका थिए दाऊदले देखे। (नेरका छोरो अबनेर शाऊलका सेनाको सेनापति थिए।) शाऊल छाउनीको बीचमा सुते। सेनाहरू शाऊलको वरिपरि सुती रहेका थिए।
- 6 दाऊदले हिली अहीभिलेक र सरुयाहका छोरा अबीशैसित बात गरे। (अबीशै योअबका भाइ थिए।) तिनले भने, “मसँग शाऊलको छाउनीमा को जान्छ?”

अबीशैले जवाफ दिए, “म तपाईंसँग जानेछु।”

- 7 जब रात पर्यो दाऊद र अबीशै शाऊलको छाउनीमा गए। शाऊल छाउनीको मध्य भागमा मस्त सुतिरहेका थिए। तिनको भाला तिनको शिर नेर भुँईमा गाडिएको थियो। अबनेर अरु सैनिकहरूसँगै शाऊलको वरिपरि मस्त सुतिरहेका थिए।
- 8 अबीशैले दाऊदलाई भने, “आज परमेस्वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सम्पिनु भएकोछ उसको भालाले उसैलाई रोप मलाई दिनुहोस्। म एकै खेपामा काम सिध्याउँछु।”
- 9 तर दाऊदले अबीशैलाई भने, “शाऊललाई नमार! परमेस्वरले छान्नु भएको राजालाई घात गर्दा दण्ड पाइन्छ।
- 10 साँच्चै नै परमेस्वर जीवित हुनुहुन्छ परमप्रभु आफैले शाऊललाई दण्ड दिनुहुनेछ। शाऊल युद्ध भूमिमा मरोस अथवा स्वभाविक मृत्यु होस्।
- 11 तर म परमप्रभुले उहाँका चुनिएका राजालाई केही नोक्सान नपुर्‍याउन भनी उहाँलाई विन्ति गर्छु। शाऊलको शिरमा भएको भाला र पानीको सुराही उठाउ अनि हामी जानेछौं।”
- 12 यसरी दाऊदले भाला र पानीको सुराही शाऊलको शिरकै छेउबाट लिए। त्यसपछि दाऊद र अबीशै छाउनीबाट निस्किए। तिनीहरूले के गरे कसैले पनि थाहा पाएन। न कसैले देख्यो न त कोही ब्यँड्यो। शाऊल र तिनका सैनिकहरू गहिरो निद्रामा परेको कारण परमप्रभुले नै तिनीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको थियो।

दाऊदले फेरि पनि शाऊललाई लाजमर्दो बनाए

- 13 दाऊद बेसी पार गरेर पारिपट्टि पुगे। शाऊलको छाउनीबाट पारी पहाडको टाकुरामा पुगे। दाऊद र शाऊलका छाउनीहरू धेरै टाढा-टाढा थिए।
- 14 दाऊदले सेना र खास गरी नेरका छोरा अबनेरलाई ठूलो स्वरमा कराएर भने, “अबनेर, मलाई जवाफ देऊ!” अबनेरले जवाफ दिए, “तिमी को हो? किन महाराजलाई डाकिरहेछौ?”
- 15 दाऊदले भने, “तिमी मानिस है, कि होइनौ? अनि इसाएल भरी सबभन्दा महान तिमी नै छौ। के यो सत्य होइन? त्यसो हो भने आफ्नो प्रभु महाराजको रक्षा किन ठिकसित गरेनौ? एउटा साधारण मानिसले तिम्रो राजालाई मारन छाउनी भित्र आयो।
- 16 तिमिले एकदमै नराध्रो काम गर्‍यो। जस्तो कि परमप्रभु जीवित हुनुहुन्छ, तिमी र तिम्रा मानिसहरू मर्नु पर्छ। किनभने तिमीहरूले आफ्ना परमप्रभुका अभिषिक्त राजाको रक्षा गरेनौ। अब हेर राजाको सिरानी छेउको भाला र पानी पिउने सुराही। खोई कहाँ छन्?”
- 17 शाऊलले दाऊदको स्वर चिने। शाऊलले भने, “मेरो छोरा दाऊद के यो स्वर तिम्रो हो?”
- दाऊदले जवाफ दिए, “ज्यू, यो मैरे आवाज हो, मेरो प्रभु महाराजा।”
- 18 दाऊदले फेरि भने, “हे मेरा प्रभु, तपाईंले मेरो खेदो किन गर्नु हुँदछ? मैले के भूल गरे? मेरो के कसूर छ?”
- 19 हे मेरो मालिक राजा म तपाईंको नोकरलाई सन्नु होस् यदि परमप्रभुले नै तपाईंलाई म माथि रिस उठाउनुभएको हो भने एउटा भेट स्वीकार गरिदिनुहोस्। तर यदि मानिसले तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने, परमप्रभुले तिमीहरूलाई केही नराध्रो गर्नुहुनेछ। परमप्रभुले दिनुभएको भूमि त्याग्न मलाई मानिसहरूले जबरजस्ती गरे। तिनीहरूले मलाई भने, ‘जाऊ र विदेशीसँग बस र विदेशी देवतालाई पूजागर।’
- 20 मलाई परमप्रभुबाट टाढा मर्न नदेऊ। इसाएलका राजा झीङ्गाको पछि लाग्दछ। तपाईं पहाडमा भ्यागुताहरूको पछि लागेको मानिस जस्तो हुनुभयो।”

21 तब शाऊलले भने, “मैले पाप गरे। मेरो छोरा दाऊद यता आऊ आज मलाई प्रमाण गरेर देखाइ देऊ। तिप्रो निम्ति मेरो ज्यान महत्वपूर्ण छ। अब म तिमीलाई चोट पुर्याउने छैन। मैले मूखले झै ठूलो भूल गरे।”

22 दाऊदले जवाफमा भने, “राजाको भाला यहाँ छ। यो लिन कुनै एक जना जवानलाई पठाउनुहोस्।

23 परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र राम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहदिन।

24 आज मैले प्रमाण गरे कि मेरो निम्ति तपाईंको जीवन महत्वपूर्ण छ। यस्तै प्रकार परमप्रभुले पनि देख्नु हुनेछ मेरो प्राण उहाँलाई महत्वपूर्ण छ। परमप्रभुले मलाई प्रत्येक खतराबाट बचाउनु हुनेछ।”

25 त्यसपछि शाऊलले दाऊदलाई भने, “परमेश्वरले तिमीलाई आशीर्वाद दिउन्, मेरो छोरा दाऊद। तिमीले ठूला-ठूला कार्यहरू गर्नेछौ र सफलता पनि पाउनेछौ।”

दाऊद आफ्नो बाटो लागे र शाऊल घरतिर फर्किए।

27

दाऊद पलिशतीहरूसँग रहन थाले

1 तर दाऊदले आफै सोचे, “शाऊलले मलाई एक दिन पक्रिएर मार्ने छ। सबभन्दा राम्रो मलाई यो हुन्छ पलिशतीहरू भएकोमा भोगेर जानु त्यसपछि शाऊलले मलाई इस्राएलमा खोज्न छोड्ने छ। त्यसरी म शाऊलबाट उम्कन सक्नेछु।”

2 यसरी दाऊद र तिनका 600 मानिसहरूले इस्राएल त्यागे। तिनीहरू माओकका छोरा आकीशकाँ गए। आकीश गातका राजा थिए,

3 दाऊद, तिनका मानिसहरू र तिनका परिवार गातमा आकीशसँग बसे। दाऊदकी दुवै पत्नी तिनीसितै थिए। तिनीहरू यिजेली अनहीनोअम अनि कर्मेली अर्बीगेल थिए। अर्बीगेल नबालकी विधवा थिईन्।

4 मानिसहरूले शाऊललाई भने कि दाऊद भोगेर गात गए। यसर्थ शाऊलले दाऊदको पिछा गर्न छोडे।

5 दाऊदले आकीशसँग भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने मलाई शहरमा एउटा ठाउँ तोकिदिनुहोस्। म तपाईंको सेवक मात्र हुँ। म त्यहाँ बसेछु, यहाँ राजधानीमा होइन।”

6 त्यस दिन आकीशले दाऊदलाई सिकलगा शहर दिए। सिकलगा चाहि त्यही दिन देखि यहूदा राजाहरूको वंशमा रहेकोछ।

7 दाऊद पलिशतीहरूसँग एक वर्ष चार महिना बसे।

दाऊदले आकीश राजालाई छक्काए

8 दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शरका अमालेकी गशर र गिज्रिहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे।

9 दाऊदले त्यस इलाकाका मानिसहरूलाई हराए अनि सबैलाई मारे दाऊदले त्यहाँ भेडा, गाई-गोरु, गधा ऊँठ र लुगाहरू लुटे। ऊ फर्किए पछि यी लुटेकाहरू आकीशलाई दिए।

10 दाऊदले धेरै पल्ट यसो गरे। प्रत्येक चोटि नै आकीशले कता कोसँग युद्ध गर्थ्यो भनेर सोध्थे। दाऊदले भन्थे, “मैले दक्षिणपट्टिको यहूदमाथि” अथवा “मैले दक्षिणपट्टिको यहूदमेलीमा,” अथवा “दक्षिणपट्टिको केनीहरूमाथि आक्रमण गरेँ*।”

11 दाऊदले गातमा कहिले पनि कुनै लोभे मानिस अथवा स्त्रीहरू जिउँदो ल्याएनन्। दाऊदले ठाण्ठे, “यदि मैले जिउँदो मानिस ल्याएँ भने वास्तवमा म के गर्दिँछु, आकीशले थाहा पाउनेछ।”

जब सम्म दाऊद पलिशतीको भूमिमा बसे तिनले त्यसो गरे।

12 आकीशले दाऊदलाई पत्याउन थाले। आकीशले आफैलाई भन्थे, “अब दाऊदलाई आफ्नै मानिसहरूले घृणा गर्नेछन्। इस्राएलीहरूले दाऊदलाई सधैं घृणा गर्नेछन्। अब दाऊदले सधैं मेरो सेवा गर्नेछ।”

28

पलिशतीहरू युद्धको निम्ति तयार

1 त्यस बेला पलिशतीहरूले इस्राएलमाथि आक्रमण गर्न सेनाहरू भेला गराए। आकीशले दाऊदलाई भने, “तपाईंले त्यो जान्नु पर्छ तपाईं र तपाईंका मानिसहरू इस्राएलको विरुद्ध युद्धमा मसँग जानुपर्छ।”

2 दाऊदले जवाफ दिए, “निश्चय! तपाईंले देख्नुहुन्छ म के गर्नु सक्छु।”

आकीशले भने, “राम्रो, म तपाईंलाई मेरो अंगरक्षक बनाउँछु। सधैं मेरो रक्षा गर्नुहोस्।”

शाऊल र एउटी स्त्री एन्दोरमा

3 शमूएल मेरो शमूएलको मृत्युमा सम्पूर्ण इस्राएलीहरूले दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई उनकै शहर रामामा गाडे। पहिला शाऊलले भूतप्रेत खेलाउनेहरू र ज्योतिषीहरूलाई इस्राएल छोड्न बाध्य गरेका थिए।

4 पलिशतीहरू युद्धको निम्ति तयार थिए। तिनीहरू श्नेममा आएर त्यही छाउनी बनाए। शाऊलले पनि सबै इस्राएलीहरूलाई भेला गराएर गिल्बोमा छाउनी हाल्न लगाए।

5 शाऊल पलिशती सेनाहरू देखेर डराए। तिनको मुटु नै काम्यो।

6 शाऊलले परमप्रभुमा प्रार्थना गरे तर परमप्रभुले जवाफ दिनुभएन। परमप्रभु परमेश्वरले दर्शनमा पनि केही उत्तर दिनुभएन। परमेश्वरले न त उरीम न ता अगमवक्ताद्वारा नै शाऊललाई जवाफ दिनुभयो।

7 अन्यथा शाऊलले आफ्ना अधिकारीहरूलाई भने, “मलाई एउटी तंत्र-मंत्र गर्ने महिला ल्याइदेऊ, म त्यसलाई सोध्छु यो युद्धको फल के हुन्छ।” तिनका अधिकारीहरूले जवाफ दिए, “एन्दोरमा त्यस्तै एउटी स्त्री छे।”

8 शाऊलले भेष बदलाउनको निम्ति भिन्ने लुगा लगाए यसकारण उसलाई नचिनोस्। त्यो रात शाऊल दुइजना मानिस लिएर त्यस स्त्रीलाई भेट्न गए। शाऊलले त्यस स्त्रीलाई भने, “म तिमीलाई भन्नेछु मेरो भविष्य बताउने आत्मा बोलाऊ। म जसको नाउ दिन्छु त्यसैको आत्मा जगाउनु।”

* 27:10: दक्षिणपट्टि ... आक्रमण गरे यि सबै ठाउँहरू एसावका थिए। दाऊदले अचिसलाई विचार गर्न लगायो कि उसले आओ मानिस इस्राएलका विरुद्ध लडेको थियो।

9 तर त्यस झीले भनी, “तिमी जान्दछौ शाऊलले के गर्यो। सबै झौंकी र ज्योतिषीहरूलाई उसले इस्राएलबाट धपायो। तिमीले मलाई अन्देरोमा पारेर ज्यान लिन चाहान्छौ।”

10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाएर त्यसलाई भने, “तिमीले कुनै टण्ड सामना गर्नु पर्ने छैन।”

11 झीले सोधी, “तिमीले कसलाई बोलाउनु लाउँछौ?”

शाऊलले भने, “शमूलको आत्मालाई बोलाऊ।”

12 शमूलको आत्मा तिनको अधि देखा पर्यो। शमूललाई देखेर त्यो झीले जोडले चिच्याई। तिनले शाऊललाई भनिनु, “मलाई धोखा दिनुभयो! तपाईं नै शाऊल हुनुहुन्छ।”

13 राजाले झीलाई भने, “नडराऊ। तिमीले के देख्यौ?”

झीले भनी, “मैले आत्मा भुईँबाट निस्केको देखे।”

14 शाऊलले सोधे, “को जस्तो देखिन्छ?”

झीले जवाफ दिइ, “खस किसिमको लबेदा ओढेको एउटा वृद्ध मानिस जस्तो देखिन्छ।”

त्यसपछि शाऊलले थाहा पाए शमूल नै हो भनेर। शाऊलले भुईँतिर शिर झुकाए उसलाई अभिवादन गरे

15 शमूलले शाऊललाई भने, “मलाई किन दुःख दिएको? मलाई किन बोलाएको?”

शाऊलले भने, “म संकटमा छु। पलिशतीहरू म सँग युद्ध गर्न आउँदछन्, अब परमेश्वर मसित हुनु हुन्छ। परमेश्वरले मलाई केही दिनुहुन्छ। न त उहाँले कुनै अगमवक्ता न सपनामा केही भन्नु हुन्छ। यसकारण तपाईंलाई बोलाएको छु मलाई भन्नुहोस म के गर्ौं?”

16 शमूलले भने, “परमप्रभु तिमीसित हुनुहुन्छ। उहाँ तिम्रो छिमेकी दाऊदसँग हुनुहुन्छ। यसकारण मलाई किन झन्डट दिएको?”

17 परमप्रभुले के गर्नु हुनेछ त्यो भन्न उहाँले मलाई एकपटक आज्ञा गर्नुभयो। अहिले परमप्रभुले त्यही गर्दै हुनुहुन्छ। परमप्रभुले तिम्रो हातबाट राजधानी खोल्दै हुनुहुन्छ। अनि उहाँले तिम्रो छिमेकीको हातमा सुम्पिदिनुहुनेछ। त्यो छिमेकी चाहि दाऊद हो।

18 तिमीले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीले अमालेकीहरूलाई पूर्ण नष्ट गरेनौ तिनीहरूलाई यो कुरा देखाउन कि तिनीहरूसँग परमेश्वर कति क्रोधित हुनुहुन्छ्यो। यसकारण आज परमप्रभुले तिमीलाई यसो गर्नु हुँदछ।

19 परमप्रभुले पलिशतीहरूद्वारा तिमीलाई र इस्राएलका सेनालाई आज हराउनु हुन्छ। अनि भोलि, तिमी र तिम्रा छोरा मसित हुनेछौ।”

20 शाऊल तत्कालै लडे र भुईँमा पसारिए। शमूलको कुरा सुनेर शाऊल साँढे डराए। शाऊल कमजोर भइसकेका थिए कारण हिजो देखि रात-दिन उनले केही खाएकै थिएनन्।

21 झी शाऊलको छेउमा आईन्। शाऊल साँढे डराएको देखी। तिनले भनी, “हेर्नुहोस म तपाईंकी सेविका। मैले तपाईंको आज्ञापालन गरें। मैले मेरो ज्यानलाई जोखिममा हाले र तपाईंले भने झैं गरें।

22 अब मेरो कुरा सुन्नुहोस। म तपाईंलाई खाने कुरा दिन्छु। तपाईंले खानैपछि। त्यसपछि आफ्नो कार्य गर्न शक्ति पाउनु हुनेछ।”

23 तर शाऊलले मानेनन्। तिनले भने, “मलाई खान चाहींदिन।”

शाऊलका अधिकारीहरूले पनि झीसँगै केही खानु भनी अनुरोध गरे। अन्त्यमा शाऊलले तिनीहरूका कुरा माने। भुईँबाट उठेर बिस्तरमा बसे।

24 त्यस झीले आफूसँग भएको बलियो बाच्चो मारी। त्यस झीले अलिकति पिठो मुछी र खमीर बिनाको रोटी पकाई।

25 र त्यस झीले भोजन शाऊल र तिनका अधिकारीहरूलाई पस्कि। तिनीहरूले भोजन खाए र त्यही रात तिनीहरू उठेर गए।

29

दाऊद हामीसित आउनसक्दैन

1 पलिशतीहरूले अपेकमा तिनीहरूका सबै सैनिक भेला गराए। इस्राएलीहरूले यिजेलको पानीको मुहान नेर छाउनी हाले।

2 पलिशती अगुवाहरूले सय र हजारको संख्यामा मानिसहरूलाई अधि बढाए। दाऊद र तिनका मानिसहरू आकीशको पछिल्लिर लागे।

3 पलिशती कप्तानहरूले सोधे, “यी हिब्रूहरूले यहाँ के गर्दछन्?”

आकीशले ती कप्तानहरूलाई भने, “यिनी दाऊद हुन्। दाऊद शाऊलका अधिकारीहरू मध्ये एकजना थिए। दाऊद मसँग धेरै अधिदेखि छन्। शाऊललाई त्यागेर आए र मसँग बस्न थाले यता मैले कुनै भूल-ठूटी दाऊदमा पाइँन।”

4 तर पलिशती कप्तानहरू आकीशसँग रिसाए। तिनीहरूले भने, “दाऊदलाई फर्काउनुहोस। तपाईंले दिनुभएको शहरमा उ फर्कनु पर्छ। रणभूमिमा उ हामीसित जान सक्दैन। नत्रभने हाम्रो आफ्नै छाउनी भित्र शत्रु हुनेछ। उसले आफ्नो राजालाई खुशी पार्न हाम्रै मानिस मार्नेछ।

5 दाऊद त्यही मानिस हो जसको विषयमा इस्राएलीहरू यसो भनेर गीत गाउँदै नाच्ये:

‘शाऊलले हजार शत्रुहरू मारे

तर दाऊदले दश हजार मारे।’ ”

6 यसकारण आकीशले दाऊदलाई बोलाए भने, “जीवित परमप्रभुको नाउँमा, तिमी मेरो भक्त छौ। म अति प्रसन्नहुने थिएँ यदि तिमीले मेरा सेनामा योगदान दिएको भए। शूरुदेखि नै तिमी भरपर्दो भएका छौ। तर पलिशती सेनाहरूले तिमीलाई सहमत गर्न चाँहँदैनन्।

7 शान्तिसित फर्क, पलिशती कप्तानहरूका विस्द्रमा कुनै गलत काम नगर।”

8 दाऊदले सोधे, “मेरो गलती के हो? जबदेखि म तपाईंकहाँ आएँ मेरो केही दोष पाउनु हुन्छ? मेरा मालिक मेरा परमप्रभु राजाको शत्रुहरूसित युद्ध गर्न मलाई किन बाधा दिनुहुन्छ?”

9 आकीशले जवाफमा भने, “मलाई थाहा छ तिमी असल मानिस हौ। तिमी परमेश्वरका स्वर्गदूत हौ। तर पलिशती सेनापतिहरूले भन्दैछन्, ‘दाऊद हामीसित युद्ध भूमिमा जान सक्दैन।’

10 भोलि बिहानै तिमी र तिम्रा मानिसहरूसित मैले दिएको शहरमा फर्केर जाऊ। यसकारण घाम झल्कनु अधि नै फर्केर जाऊ।”

11 यसकारण दाऊद र तिनका मानिसहरू बिहानै उठेर पलिशती देशतिर फर्के। बीचमा यता पलिशतीहरू चाहि यिजेल तिर बढे।

30

अमालेकीहरूले सिकलगाथि आक्रमण गरे

1 तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिकलगा आए अनि यो भष्म भएको देखे। जब अमालेकीहरूले नेगेभ क्षेत्रमा आक्रमण गरे? तिनीहरूले सिकलगामा आक्रमण गरे अनि शहरमा आगे लगाइदिए।

2 तिनीहरूले सिकलगाका स्त्रीहरूलाई बन्दी बनाए। बढा अथवा जवान सबै मानिसहरूलाई समाते। तिनीहरूले कसैलाई पनि मारेनन्। बन्दी मात्र बनाए।

3 जब दाऊद र तिनका मानिसहरू सिकलगा आए शहर जलिरहेको पाए। तिनीहरूका पत्नीहरू छोरा-छोरीहरू सबै अमालेकीहरूले लगेकाले कोही थिएनन्।

4 त्यसैले दाऊद र अरू मानिसहरू धेरै रोए।

5 अमालेकीहरूले दाऊदका दुवै पत्नीहरू थिजेली अहीनोअम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि हेरे लगेछन्।

6 सेनाका सबै मानिसहरू आफ्ना छोरा छोरी सबै बन्दी बनाइएकोमा दुःखी भई रिसाए। मानिसहरूले दाऊदलाई ढुङ्गाले हिकोएर मार्ने कुरा गर्दथे। यसले दाऊदलाई साँढे नराग्रो लाग्यो। तर दाऊदले परमप्रभु उनका परमेस्वरबाट शक्ति पाए।

7 दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याउनुहोस।”

8 दाऊदले परमप्रभुलाई बिन्ती गरे, “मेरो परिवारका सदस्यहरूलाई हरण गर्नेहरूलाई के म खेदो? म तिनीहरूलाई पक्रन सक्छु?”

परमप्रभुले भन्नु भयो, “पछ्याऊ तिनीहरूलाई। पक्रन सक्छौ र तिप्रो परिवारका सदस्यहरूलाई बचाउन सक्छौ।”

दाऊद र तिनका मानिसहरूले मिश्री दासलाई पाउँछन्।

9-10 दाऊद आफ्ना साथमा 600 मानिसहरू लिएर बसोरो खोल्सामा गए। त्यो ठाउँमा झण्डै 200 मानिस त्यहीँ बसे। त्यहाँ बसुको कारण तिनीहरू धेरै कमजोर थिए र थाकेका पनि थिए, यसकारण दाऊद 400 मानिसहरू लिएर अमालेकीहरूलाई लगातार पछ्याउन थाले।

11 दाऊदका मानिसहरूले खेतमा एउटा मिश्रीलाई भेटे। त्यस मिश्रीलाई तिनीहरूले दाऊदका सामु हाजिर गराए। तिनीहरूले त्यस मिश्रीलाई पानी र भोजन दिए।

12 तिनीहरूले एउटा टुक्रा नेभाराको रोटी र दुइ झुप्पा किसमिस पनि दिए। खाना खाए पछि उनी फुर्तीला भए। तीन दिन तीन रातदेखि न त खाना खाए, न पानी पिए।

13 दाऊदले त्यस मिश्रीलाई सोधे, “तिम्रो मालिक को हो? तिम्रो कहँबाट आयौ?”

त्यस मिश्रीले जवाफ दिए, “म एकजना मिश्री हूँ। म एकजना अमालेकीको दास हूँ। तीन दिनअघि म बिगामी भएँ र मालिकले मलाई त्यागिदिए।

14 हामीले नेगेव इलाकामा आक्रमण गर्यौं जहाँ करेतीहरू बस्थे। हामीले यहूदा र नेगेवमा आक्रमण गर्यौं जहाँ कालेबी जाति बस्थे। हामीले सिकलगलाई जलायौं।”

15 दाऊदले भने, “के तिम्री मलाई तिनीहरूकहाँ पुर्याइदिन सक्छौ जसले हाम्रा परिवारका सदस्यहरूलाई समातेका छन्?”

त्यस मिश्रीले भने, “परमेस्वरको अघि यदि तपाईंले मलाई मार्दिन अथवा मेरो मालिकको घरमा मलाई फिर्ता दिने वचन दिनुभयो भने म तपाईंलाई सहयोग गर्छु।”

दाऊदले अमालेकीहरूलाई हराउँछन्।

16 त्यस मिश्रीले दाऊदलाई अमालेकीहरू भएको ठाउँमा पुर्यायो। त्यसबेला अमालेकीहरू खाँदै र पिउँदै भुङ्गा पल्टिरहेका थिए। तिनीहरूले पल्लिरी र यहूदाका क्षेत्रबाट जे-जे लटेका थिए त्यहीँसँग रमाइलो मनाइरहेका थिए।

17 दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढेर गए।

18 अमालेकीहरूले लुटेका जति सबै उनका दुइटी पत्नीहरू सहित दाऊदले उद्धार गरे।

19 कोही पनि हराएनन्। बढा र जवान सबै पुनःप्राप्त गरे। सबैका छोरा छोरी पनि पाइए। अमालेकीहरूले लुटेका प्रत्येक चीज दाऊदले पुनःप्राप्त गरे।

20 सबै भेडा, बाख्रा, गाई-गोरू दाऊदले फिर्ता लिए। दाऊदका मानिसहरूले ती पशुहरूलाई अघि लगाए। तिनीहरूले भने, “यी सबै दाऊदका उपहार हुन्।”

भागबण्डा सबैमा बराबर हुने

21 दाऊद बसोरो खोल्सामा ती 200 मानिसहरू बसेको ठाउँमा आए। यी मानिसहरू साँढे कमजोर र थाकेका हुनाले दाऊदसँग जान सकेका थिएनन्। यी मानिसहरू दाऊद र सैनिकहरूलाई भेट्न बाहिर आए। तिनीहरूले दाऊद र सैनिकहरूलाई अभिवादन गरे जब तिनीहरू नजिक आए।

22 दाऊदसँग केही दुइ मानिसहरू पनि गएका थिए अनि जसले समस्या उब्जाइ रहन्थे। ती दुइहरूले भने, “यी 200 मानिसहरू हामीसित गएका होइनन्। तिनीहरूले आफ्ना पत्नी र छोरा-छोरीहरू सिवाय केही पनि पाउने छैनन्।”

23 दाऊदले जवाफ दिए, “होइन, मेरा भाइ हो। त्यसो गर्नु हुँदैन। बिचार गर त परमप्रभुले हामीलाई के दिनुभयो! परमप्रभुले हामीलाई शत्रु हराउन सहयोग गर्नुभयो जसले हामी माथि आक्रमण गर्यो।

24 तिम्रीले जे भन्छौ त्यसमा कसैले ध्यान दिनेछैन। जो लडाइँको मैदानमा जान्छन् र जो यहाँ बसेर माल-समानको रक्षा गर्नेले तिनीहरूको लागि बराबर भागबण्डा हुनेछ। सबैले बराबर भाग बण्डा पाउने छन्।”

25 दाऊदले यो आदेश दिए र इस्राएलमा शासन गरे अनि आज पनि इस्राएलमा यही नियम लागू छ।

26 दाऊद सिकलगा आइपुगे। तिनले अमालेकीहरूबाट पाएका सामानहरू यहूदाका आफ्ना मित्रहरू र नेताहरूलाई पठाइदिए। दाऊदले भने, “परमप्रभुका शत्रुबाट खोसेका चीजहरू तपाईंलाई उपहार स्वस्फ छ।”

27 दाऊदले त्यसरी नै ती सामानहरू बेतेलका नेताहरूलाई, नेगेबका रमोत, यतीरमा,

28 अरोएर, सिपमोत, एस्तमो,

29 राकालमा भएकाहरूलाई, यरहमैलीहरू र केनीहरूका शहरहरूमा,

30 होर्माया, बोराशानमा, अताकमा,

31 अनि हेब्रोनमा भएकाहरूलाई पठाइदिए। दाऊदले तिनका मानिसहरू जहाँ-जहाँ गएका थिए ती सबै ठाउँका नेताहरूलाई पठाइदिए।

31

शाऊलको मृत्यु

1 पल्लिरीहरू इस्राएलको विरुद्धमा लडे अनि इस्राएलीहरू हारेर भागे। गिल्बो पर्वतमा धेरै इस्राएलीहरू मारिए।

2 पल्लिरीहरू शाऊल र तिनका छोराहरू विरुद्ध तीव्रता पूर्वक लडे। पल्लिरीहरूले शाऊलका छोरा जोनाथन, अबीनादाब र मल्कीशअलाई मारे।

3 त्यो युद्ध शाऊलको विरुद्ध चरित्तरि मच्चियो। धनु-धारीको कौडले शाऊललाई हिकोयो अनि तिनी राम्रो घाइते भए।

4 शाऊलले तिनको हातहतियार बोक्ने नोकरलाई भने, “तिम्रो तरवार निकालेर मलाई मार। ती विदेशीहरूको हातबाट म घाइते हुनु अथवा तिनीहरूको हौंसोको पात्र बन्न म चाहँदैन।” तर शाऊलको नोकर डराएर त्यसो गर्न सकेन। यसर्थ शाऊलले आफ्नो तरवार निकालेर आत्माहत्या गरे।

5 नोकरले शाऊल मरेको देखेर तरवार निकालेर आफू पनि शाऊलसँगै मर्यो।

6 यसरी शाऊल, तिनका तीनजना छोरा र हतियार बोक्ने केटो त्यस दिन सँगै मरे।

पलिशतीहरूले शाऊलको मृत्युमा आनन्द मनाए

7 बेसीको अर्कोपट्टि भएका इम्राएलीहरूले इम्राएलका सैनिकहरू भाग्दै गरेको देखे। तिनीहरूले शाऊल र तिनका छोराहरू मरेको देखे। यो देखेर ती इम्राएलीहरू आफ्नो शहर छाडेर भागे। त्यसपछि पलिशतीहरू ती शहरहरूमा आएर बस्न लागे।

8 अर्को दिन, पलिशतीहरू मरेका लाशहरूबाट चीज बिज लुट्न गए। तिनीहरूले गिल्बो पर्वतमा शाऊल र तिनका छोराहरू मरेका पाए।

9 पलिशतीहरूले शाऊलको टाउको काटे र तिनको हतियार लगे। तिनीहरूले पलिशती र तिनीहरूले पूजा गर्ने देवताको मन्दिर सम्म उक्त समाचार पुर्याए।

10 तिनीहरूले शाऊलको हात-हतियारहरू अशतारोतको मन्दिरमा राखे। शाऊलको लासचाहिँ बेतशानको भित्तामा झुण्डाए।

11 याबेश गिलादका मानिसहरूले पलिशतीद्वारा शाऊल माथि घटेका घटनाहरू सुने।

12 यसैले याबेशका सबै सैनिकहरू बेत-शान गए। रातभरी तिनीहरू हिँडे। त्यसपछि तिनीहरूले बेतशानको भित्ताबाट शाऊलको लाश झिके। तिनीहरूले शाऊलका छोराहरूका लाश पनि झिके। त्यसपछि ती लाशहरू याबेश पुर्याए। याबेशका मानिसहरूले शाऊल र तिनका छोराहरूका लाशलाई जलाइ दिए।

13 त्यसपछि तिनीहरूले शाऊल र तिनका छोराहरूका हड्डीहरू निकाले अनि याबेशमा एउटा दुलो रूखमुनि गाडे। यसरी याबेशका मानिसहरूले तिनीहरूको दुःख व्यक्त गरे। तिनीहरूले सात दिनसम्म केही पनि खाएनन्।

शमूएलको दोस्रो पुस्तक

- दाऊदले शाऊल मरेको थाहा पाउँछन्
- 1 दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलगा गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुई दिन बसे।
 - 2 तब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अघि धोप्टो परेर उनलाई सम्मान गर्न ढण्डवत् गर्‍यो।
 - 3 दाऊदले त्यसलाई सोधे, “तिमी कहाँबाट आयौ?”
 - त्यस मानिसले जवाफ दियो, “म इस्राएली पालबाट आउँदैछु।”
 - 4 दाऊदले भने, “मलाई भन, के भयो?”
 - त्यसले भन्यो, “हाम्रा सबै सैनिकहरू भागे। धेरै मानिसहरू मारिए। शाऊल र तिनका छोरा जोनाथन पनि मरे।”
 - 5 दाऊदले त्यस सैनिकलाई भने, “तिमीले कसरी जान्यौ शाऊल र जोनाथन मरेको कुरा?”
 - 6 त्यो सैनिकले उत्तर दियो, “म गिल्बो पर्वतमाथि थिएँ। मैले शाऊललाई आफ्नो भालामा झुकेको देखें। पलिशती सैनिकहरू घोडा र रथहरूमा चढेर शाऊलको नजिक आउँदै थिए।
 - 7 शाऊल वरिपरि घुमे अनि मलाई देखे र उनले मलाई बोलाए।
 - 8 तब शाऊलले मलाई को हो भनी सोधे। म अमालेकी हुँ भनि मैले उत्तर दिए।
 - 9 अनि शाऊलले भने, ‘म नराम्रो घाइते भएँ। दया गरी मलाई मारिदे। म अधमरो भइसकेको छु।’
 - 10 उनका चोटहरू अनि नै खराब थिएँ मैले निश्चय गरे कि उनि जीउने छैनन्। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालेर, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्ति ल्याएको छु।”
 - 11 दाऊदले आफू सार्है दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे।
 - 12 तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू सार्है रोए।
- दाऊदले त्यस अमालेकीलाई मार्न आदेश दिन्छन्
- 13 तब दाऊदले शाऊललाई मारें भन्ने जवान सैनिकलाई सोध्छन्, “तिमी कहाँबाट आउँदै छौ?”
 - त्यस सैनिकले भन्यो, “म विदेशीको छोरा। एकजना अमालेकी हुँ।”
 - 14 दाऊदले सैनिकलाई भने, “परमप्रभुद्वारा राजा बनाउन छान्नु भएका मानिसलाई मार्न तँ किन डराईनस?”
 - 15-16 तब दाऊदले अमालेकीलाई भने, “तेरो मृत्युको निम्ति जिम्मेवार तँ आफै हुनुपर्छ। परमप्रभुले छान्नु भएका मानिसहरूलाई तैले मारें भन्दैछस। तेरो आफ्नै भनाईमा त दोषी छस भन्ने बुझिन्छ।” त्यसकारण दाऊदले जवान नोकरलाई बोलाएर त्यस अमालेकीलाई मार्न लगाए। यसकारण त्यो जवान इस्राएलीले त्यस अमालेकीलाई मार्यो।
- शाऊल र जोनाथनको लागि दाऊदको दुःखपूर्ण गीत
- 17 शाऊल र तिनका छोरा जोनाथनको शोकमा दाऊदले एउटा शोक गीत गाए।
 - 18 यहूदाका मानिसहरूलाई यो गीत गाउन सिकाउनु भनी दाऊदले तिनका मानिसहरूलाई अहाए। यस गीतलाई “धनु” भनियो। याशाको पुस्तकमा
- * यो लेखिइएको छ।
- 19 “इस्राएल, कसरी तेरो महिमा तेरो आफ्नै पहाडमा नष्ट गरियो।
साँच्चै, कसरी ती वीरहरू लडे!
 - 20 गातमा यो समाचार नभन।
अशकलोनका बाटाहरूमा यो प्रचार नगर,
ती पलिशती शहरहरूले खशी मनाउँछन्
ती विदेशीहरू रमाउने छन्।
 - 21 “म आशा गर्छु कि गिल्बोका पर्वतहरूमा
पानी अथवा शीत झर्ने छैन।
म यो पनि आशा गर्छु
ती खेतहरूले केही पनि भेटी स्वरूप उब्जाउने छैनन्।
ती वीरहरूका ढालमा खिया लाग्यो
शाऊलका ढालमा तेल मोलिएन।
 - 22 जोनाथनको धनुले आफ्नो भागमा परेको शत्रुहरू मार्यो
अनि शाऊलको तरवारले पनि आफ्नो अंशमा परेको कर्तव्य पूरा गर्‍यो।
जबसम्म तिनीहरू मरेनन् तिनीहरूले शत्रुहरूको रगत बगाए।
तिनीहरूले बलिया मानिसहरूको बोसो काटे।
 - 23 “शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे
र जीवनको आनन्द मनाए,
अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन।

* 1:18: याशाको पुस्तक जहाँ इस्राएलीहरूको युद्धको बारेमा लेखिइएको छ।

- तिनीहरू एउटा गस्ड भन्दा छिटो थिए
र एउटा सिंह भन्दा बलिया थिए।
- 24 इस्राएलकी छोरीहरू, शाऊलको निम्ति रोओ शाऊलले
तिमीहरूलाई राता लुगाहरू दिए
र सुनका गहनाले ढाकिदिए।
- 25 “बलिया मानिसहरू युद्धमा ढले,
जोनाथन गिल्बोको टाकुरामा मेरे।
- 26 हे जोनाथन, मेरो सानो भाइ, मैले तिमीलाई साँच्चै हराएँ।
मैले तिम्रो मित्रताको आनन्द धेरै लिएँ
तिमीले मलाई दिएको मृत्युको प्रेम साँच्चै अचम्मकै थियो,
झीको प्रेमभन्दा पनि गहिरो थियो।
- 27 बलिया योद्धा रणभूमिमा नै ढले
अब युद्धका हतियारहरू रहेनन्।”

2

- दाऊद र तिनका मानिस हेब्रोनतर्फ लागे
1 पछि दाऊदले परमप्रभूसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?”
परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।”
दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।”
परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।”
- 2 त्यसै कारण दाऊद आफ्ना दुइवटी पत्नी लिएर हेब्रोनतिर लागे। (उसका पत्नीहरू यिजेलीबाटकी अहीनोअम र कर्मेलको नाबाल की विधवा अबीगिल थिए।)
- 3 दाऊदले तिनका मानिस र उनीहरूका परिवारलाई पनि ल्याए। तिनी सबै हेब्रोन शहरको छेउछाउमा बसे।
- 4 यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजाको रूपमा अभिषेक गरे। अनि तिनीहरूले भने, “याबेश गिलादका मानिसहरूले नै शाऊलको लासलाई गाडेका हुन्।”
- 5 दाऊदले उसका दूतहरूलाई याबेश गिलादमा पठाए। याबेशमा दूतहरूले भने, “परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिनु। तपाईंको स्वामी शाऊल खरानी भएको कारण
- 6 परमप्रभु तपाईं प्रति दयालु र विश्वासयोग्य हुनुहुन्छ र म पनि तपाईंप्रति दयालु हुनेछु किनभने तपाईंले यस्तो दयालु कार्यहरू गर्नु भएकोछ।
- 7 अब बलियो र सहासी बन्नुहोस्। तपाईंहरूका स्वामी शाऊल बिटुभयो। तर यहूदाका परिवार समूहले मलाई तिनीहरूका राजाको रूपमा अभिषेक गरे।”

ईश्वरशेत राजा भए

- 8 नेरका छोरा अबनेर शाऊलको फौजमा कप्तान थिए, अबनेरले शाऊलका छोरा ईश्वरशेतलाई महनैम लगे।
- 9 गिलाद, अशर, यिजेल, एषेम, बिन्यामीन अनि सम्पूर्ण इस्राएलको राजा बनाए।
- 10 ईश्वरशेत शाऊलका छोरा थिए। उसले इस्राएलमाथि शासन गर्दा उनी 40 वर्षका थिए। उनले 2 वर्ष शासन गरे। तर यहूदाका परिवार समूहले दाऊदलाई पच्छ्याए।
- 11 दाऊद हेब्रोनमा राजा थिए। दाऊदले यहूदाका परिवार समूहलाई साँढे सात वर्ष शासन गरे।

कडा प्रतिद्वन्द्व

- 12 नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्वरशेतका अधिकारीहरूले महनैम त्यागे र गिबोन गए।
- 13 सूर्याहका छोरा योआब र दाऊदका अधिकारीहरू पनि गिबोन गए। तिनीहरूले अबनेर र ईश्वरशेतका अधिकारीहरूलाई गिबोनको पोखरीछेउमा भेट्टाए। अबनेरका मानिसहरू पोखरीको एक छेउमा थिए अनि योआबका मानिसहरू अर्को छेउमा थिए।
- 14 अबनेरले योआबलाई भने, “यी सैनिकहरू माझ एउटा होडबाजी गराऔं।”
योआबले भने, “ठीक छ होडबाजी होस्।”
- 15 यसकारण सैनिकहरू उठे। दुई समूहमा आफ्ना आफ्ना सैनिकहरूको संख्या निर्धारण गरे। तिनीहरूले बाह्र सैनिक बिन्यामीन समूहबाट शाऊलको छोराको पक्षमा छाने। तिनीहरूले दाऊदका अधिकारीहरूबाट बाह्र जना मानिसहरू छाने।
- 16 प्रत्येक मानिसले शत्रु सेनाहरूको शिर समाते अनि उसको कोखमा आफ्नो तरवार रोपिदिए। तब तिनीहरू लडे अनि एकैसाथ मरे। यसैकारणले यस ठाउँको नाउँ, “धारिलो छुरिहरूको मैदान।” भनिन थालियो। त्यो ठाउँ गिबोनमा छ।
- 17 त्यो होडबाजीले भयंकर युद्धको रूप लियो अनि दाऊदका अधिकारीहरूले त्यस दिन अबनेर र इस्राएलीहरूलाई हराए।

अबनेरले असाहेललाई मार्छन

- 18 सूर्याहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुट्टु सक्थे।
- 19 असाहेल सिधा अबनेर तिर दगुरे र उसलाई खेद्रु थाले।
- 20 अबनेर पछि फर्केर हेरे र सोधे, “अरे तिमी हो असाहेल?”
असाहेलले भन्यो, “हो, मै हूँ।”
- 21 अबनेरले असाहेललाई कुनै घात गर्न चाहेका थिएनन्। यसकारण अबनेरले भने, “मलाई नखेद-बस् कुनै अर्को सैनिकलाई खेद। तिमीले उसलाई जित्रे छौ अनि उसको हतियार लैजाऊ।” तर असाहेलले अबनेरलाई खेद्रु छोडेनन्।
- 22 फेरि पनि अबनेरले भने, “मेरो पिछा गर्न छाडि देऊ, होइन भने मेरो हातबाट तिम्रो हत्या हुन्छ। यदि तिमी मेरो हातबाट मारियो भने मैले तिम्रा राज्य योआबलाई कसरी मुख देखाउनु।”

23 तर असाहेलले उसलाई पिछा नगर्न इन्कार गरे। यसकारण अबनेरले आफ्ना भालाको टुप्पोले असाहेलको भुँडीमा उनिदियो। भाला असाहेलको पछाडिपट्टि निस्कियो। अनि असाहेल त्यही मर्यो।

योआब र अबीशैले अबनेरलाई खेदे

असाहेलको लास भुँडैमा लड्यो। मानिसहरूले हतार-हतार गएर हैरे।

24 तर योआब र अबीशैले भने अबनेर कै पछि लागे। अम्मा पहाडको पछिल्लो तिर सुर्य अस्ताउँदै थियो। (अम्मा पहाड गीहको अगाडितिर गिबोन मरुभूमि जाने बाटो तिर पर्थ्यो)

25 बिन्यामीन परिवार समूहका मानिसहरू पहाडमा अबनेर कहाँ आए अनि अबनेरलाई सहायता गर्न भेला भए।

26 अबनेरले योआबलाई चिच्याए भने, “के हामी सधैँ एका-अर्कासँग भिडिरहने? यसबाट दुःख बाहेक केही हात लाग्दैन। मानिसहरूलाई आफ्नै दाय्-भाइहरूलाई नखेदू भनेर भना।”

27 तब योआबले भन्यो, “परमेश्वरको नाममा तिमिले जे भन्दैछौ ठीक हो। यदि तिमिले केही नभनेको भए मानिसहरूले आफ्ना दाजु-भाइलाई बिहान सम्यै खेदिरहने थिए।”

28 यसकारण योआबले उसको तरही फुक्यो अनि मानिसहरूले इस्त्राएलीहरूलाई खेदू छोडे। तिनीहरूले फेरि इस्त्राएलीहरूसित युद्ध गर्ने कोशिश गरेनन्।

29 अबनेर र तिनका मानिसहरू यर्दन बेसी भए रातभरि हिँडे। तिनीहरूले यर्दन नदी पार गरी दिनभरिमा महनैम पुगे।

30 योआबले अबनेरलाई खेदू छोडे र फर्के। योआबले जब उसका मानिसहरू भेला गराए पछि थाहा भयो असाहेल बाहेक दाऊदका 19 जना अधिकारीहरू हराएकाछन्।

31 तर दाऊदका अधिकारीहरूले अबनेर बिन्यामीन परिवार समूहका 360 जना मानिसहरू मारेछन्।

32 दाऊदका अधिकारीहरूले असाहेलको लासलाई उसैका बाबुको चिहानको छेउ बेतेलहामा गाडे।

योआब अनि उसका मानिसहरू रातभरि हिँडे। तिनीहरू हेब्रोन पुग्दा घाम भरखर झुल्कँदै थियो।

3

इस्त्राएल र यहदाको माझमा युद्ध

1 शाऊलका परिवार र दाऊदका परिवार माझ थुप्रै लामो समयसम्म युद्ध भयो। दाऊद दिन दिनै बलिया हुँदैथे। उता शाऊलका परिवारहरू भने कमजोर हुँदै गए।

हेब्रोनमा दाऊदका छ जना छोराहरू जन्मिए

2 दाऊदका छ जना छोराहरू हेब्रोनमा जन्मे।

अम्नोन जेठो छोरा थिए, ऊ अहीनोअमको यिजेलीकी छोरा थिए।

3 माहिलो छोरो किलाब थिए। उसकी आमा कर्मेलका नावालकी विधुवी अबीगेल थिइन्।

सौहिलो छोरा अबशालोम थिए। अबशालोमकी आमा गशरका राजा तिलमैकी छोरी माकाह थिइन्।

4 कौहिला छोरा अदोनियाह थिए। अदोनियाहकी आमा हग्गीत थिइन्।

अन्तरे छोरो रापत्याह थिए। उसकी आमा अबितल थिइन्।

5 कान्छा छोरा यत्रो थिए। यत्रोकी आमा दाऊदकी पत्नी एला थिइन्।

अबनेरले दाऊदका टोलीमा सामेल हुने बिचार गरे

6 जब शाऊलका परिवार समूह र दाऊदका परिवार समूहका बीच युद्ध भयो अबनेर सधैँ बलिया भए।

7 शाऊलकी एउटी नोकनी एसाहकी छोरी रिश्मा थिई। ईशबोशेतले अबनेरसित भने, “तिमीले मेरा बाबुकी नोकनीसित किन सहवास गर्‍यो?”

8 ईशबोशेतका शब्दहरूले गर्दा अबनेर सधैँ रिसाए। अबनेरले भने, “म शाऊल र तिनका परिवारप्रति इमानदारी छु। मैले तिमिलाई दाऊदको हातमा दिइन्। मैले दाऊदलाई तिमिलाई हराउन दिइन्। म यहदाको पक्षमा काम गर्ने देशद्रोही होइन।* अहिले तपाईंले यस झीको विषयमा मलाई दोष दिएर रिसठाउनु हुन्छ।

9-10 अब म प्रतिज्ञा गर्छु म त्यो सान्चै नै बनाउँछु कि परमेश्वर जे कुराहरू भन्नु हुन्छ त्यो हुनेछ। परमप्रभुले भन्नु भएको छ कि उहाँले शाऊलको परिवारबाट राज्य खोसेर दाऊदलाई दिन्छु। यहदा र इस्त्राएलको राजा दाऊद हुन्छ भनेर परमप्रभुले सोचिसक्नु भएको छ। तिनले दानदेखि बेरोशा सम्म शासन गर्नेछन्। यदि मैले त्यसो हुनलाई सहयोग गरिन भने म आशा गर्छु परमेश्वरले मलाई हानि गर्नुहुन्छ।”

11 ईशबोशेतले केही भन्नुको सट्टा डरायो।

12 अबनेरले दाऊदकहाँ दूत पठाए। अबनेरले खबर दियो, “यो भूमिमा कसले शासन गर्नु पर्छ हामी बिचमा त्यहाँ एउटा सन्धि होस् अनि म तिमिलाई इस्त्राएलका शासक बन्नामा सहायता गर्छु।”

13 दाऊदले जवाफ दिए, “ठीक छ! म एउटा सन्धि गर्छु। तर म तिमिलाई एउटा शर्त राख्छु: जब सम्म तिमि शाऊलकी छोरी मीकललाई लिएर मकहाँ आउँदैनौ म तिमिसित भेट गर्ने छैन।”

14 दाऊदले शाऊलका छोरा ईशबोशेत कहाँ दूत पठाए। उसको सन्देश थियो, “मेरी पत्नी मीकल मलाई फर्काई देऊ। तिनी मेरो प्रतिज्ञा थिइन्। तिनलाई पाउँनका निम्ति मैले एकसय पलिशतीहरू मारे।”

15 तब ईशबोशेतले मानिसहरूलाई लैशका छोरा पलतीएल कहाँ गए र मीकल ल्याउनु भनेर अह्वाए।

16 मीकलका लोभे पलतीएल हुँदै उसको पछि बहरीम सम्म गए। तर अबनेरले पलतीएललाई, “उसको घर फर्केर जानु” भनेको हुनाले फर्किए।

17 अबनेरले इस्त्राएलका अर्वाकहाँ खबर पठाए। तिनले भनिपठाए, “तिमीहरू दाऊदलाई आफ्ना राजा बनाउन चाहिरहेका छौ।

18 अब त्यो काम गर। परमप्रभुले दाऊदका सम्बन्धमा भन्नुभएको छ, ‘म मेरा इस्त्राएलका मानिसहरूलाई पलिशती र अन्य अरू शत्रुहरूबाट बचाउने छु। म यो काम मेरो सेवक दाऊदलाई लगाएर गर्नेछु।’ ”

* 3:8: म यहदाको ... होइन यसको अर्थ हुन्छ “के म यहदाको कुकुरको टाउको हो?”

19 अबनेर बिन्यामीनहस्त पनि यस विषयमा बोले तब उसले हेब्रोनामा इस्राएलका मानिसहरूले के गर्न चाहन्थे अनि बिन्यामीन कुल समूहले पनि के गर्न चाहन्थे भन्नालाई दाऊद भएकहाँ गए।

20 त्यसपछि अबनेर हेब्रोनामा दाऊदकाहाँ आए। तिनले बीस जना मानिसहरू लिएर आएका थिए। दाऊदले अबनेर र तिनका मानिसहरूको लागि भोज गराए।

21 अबनेरले दाऊदलाई भने, “मेरा मालिक राजा, मलाई इस्राएलीहरू तपाईं भएकाँ ल्याउन दिनुहोस्। त्यसपछि तिनीहरूले तपाईंसँग एउटा सम्झौता गर्नेछन्। अनि तपाईंले चाहानु भए जस्तै इस्राएलमाथि शासन गर्नुहोस्।”

दाऊदले अबनेरलाई जानदिए। अनि अबनेर शान्तसँग गए।

अबनेरको मृत्यु

22 योआब र दाऊदका अधिकारी युद्बात फकिएर आए। तिनीहरूले धेरै बहुमूल्य चीजहरू शत्रुपक्षबाट जम्मा गरे। दाऊदले अबनेरलाई शान्तसित पठाईसकेका थिए। त्यसै कारण अबनेर हेब्रोनामा दाऊदसँग थिएनन्।

23 योआब र तिनका सम्पूर्ण सैनिक हेब्रोना पुगे। मानिसहरूले योआबलाई भने, “अबनेर ‘नेरका’ छोरा राजा दाऊद कहाँ आए अनि दाऊदले पनि अबनेरलाई शान्तसित छोडि दिए।”

24 योआब राजाकाहाँ आएर भने, “तपाईंले के गर्नु भयो? अबनेर तपाईंसित भेट्न आयो तर तपाईंले त्यसलाई केही गर्नु भएन किन?”

25 तपाईंले अबनेर ‘नेरका’ छोरालाई चिनु हुन्छ। ती तपाईंलाई धोकादिन आएका हुन्। ती तपाईंको कामकाजहरू अध्ययन गर्न आएका हुन्।”

26 योआबले दाऊदलाई छोडेर गयो। उसले सिराको पोखरीको छेउमा भएका दूतहरूलाई अबनेरकाहाँ पठायो। दूतहरूले अबनेरलाई फर्काएर ल्याए तर यो कुरा दाऊदले थाहा पाएनन्।

27 जब अबनेर हेब्रोना पुगे योआबले उसलाई मूल द्वारको छेउमा ऊ सित गोप्य कुरा गर्न भनि लागे अनि योआबले अबनेरको भुँडीमा छुरी हान्यो। अबनेर तत्कालै मरे। अबनेरले योआबका भाई असाहेललाई मारेका थिए। यसकरण अहिले योआबले अबनेरलाई मारे।

अबनेरका मृत्युमा दाऊद रोए

28 पछि दाऊदले यो सुने। दाऊदले भने, “म र मेरो राज्य अबनेरका मृत्युबारे सदा-सर्वदा निर्दोष छ। यो परमप्रभुले जान्नुहुन्छ।

29 योआब र उसका परिवारका सदस्यहरू यसको दोषी छन्। उसका सम्पूर्ण परिवारलाई यसको दोष दिन सकिन्छ। मलाई आशा छ अब योआबका परिवारले सबै कठिनाइका दिन देख्न पर्नेछ। मलाई पूरा विश्वास छ त्यसका परिवारका सम्पूर्ण सदस्यमा कोरको विमार सल्कने छ। बैशाखी लगाएर हिँडने छन्, युद्धमा मारिने छन् अनि भोक भोकै रहनु पर्नेछ।”

30 अबनेरले तिनीहरूका भाई असाहेललाई गिबोनको युद्धमा मारेको कारण योआब र उसको भाई अबिशैले अबनेरलाई मार्यो।

31-32 दाऊदले योआब र तिनका सम्पूर्ण मानिसहरूलाई भने, “लगाएका लुगाहरू च्यातेर शोकाकुल वस्त्र धारण गर।” अबनेरलाई हेब्रोनामा गाडे। दाऊद पनि मलामी गए। राजा दाऊद र सम्पूर्ण मानिसहरू अबनेरको चिहानमा रोए।

33 राजा दाऊदले अबनेरको मलामी जाँदा दुःखको गीत गाए:

“के अबनेर मूर्ख अपराधी नै मरे?”

34 अबनेर, तिम्रा हातहरू बाँधिएका थिएनन्।

तिम्रा खुट्टाहरूमा साङ्गली बाँधिएको थिएन।

होइन, अबनेर, तिमीलाई दुष्ट मानिसहरूद्वारा मारीयो।”

तब सबै मानिसहरू तिनको मृत्यु शोकमा फेरि रुन थाले।

35 दिनभरि नै मानिसहरू आएर दाऊदलाई भोजन ग्रहण गर्न असुरोध गरे। तर दाऊदले प्रतिज्ञा गरेका थिए। उसले भने, “यदि घाम अस्ताउनु अघि मैले भोजन ग्रहण गरे भने परमेश्वरले मलाई धेरै दुःखहरूले दण्ड दिऊन्।”

36 सबै मानिसहरूले हेरिरेहेका थिए अनि तिनीहरू राजा दाऊदले गरेका कार्यसँग सन्तुष्ट थिए।

37 यहूदा र इस्राएलका मानिसहरूले बुझे कि राजाको कुनै हात छैन नेरका छोरा अबनेरको मृत्युमा।

38 राजा दाऊदले उसका अधिकारीहरूलाई भने, “तिमीहरूलाई त्यो थाहा छैन आज इस्राएलका एक महत्त्वपूर्ण अगुवाको मृत्युभयो।

39 आज म नयाँ राजा भए तपनि, कमजोर छ अनि यी सरूयाहको छोराहरू जसले मलाई धेरै दुःख दिएका छन्। म आशा गर्छु परमप्रभुले यी दुष्ट काम गर्नेलाई तिनको दृष्टताको निम्ति सजाय दिनुहुनेछ।”

4

शाऊलको परिवारमा समस्या

1 शाऊलका छोरा ईशबोशेतले अबनेरको मृत्युको खबर सुन्छ। ईशबोशेत र तिनका सबै मानिसहरू डराए।

2 दुइजना मानिसहरू शाऊलका छोरा ईशबोशेतलाई भेट्न गए। ती दुवै मानिसहरू फौजका कप्तानहरू थिए। तिनीहरूका नाउँ रेकाब र बाना थियो। बेरोतका रिम्मोनका छोराहरू थिए ती दुइ। (बेरोत बिन्यामीन कुल परिवार समूहका अधिनस्त भएकोले तिनीहरू बिन्यामीनी थिए)

3 तर बेरोतका सबै मानिसहरू गिनेममा भागे र अहिले सम्म तिनीहरू त्यही छन्।)

4 शाऊलको छोरा जोनाथनका मपीबोशेत नामका छोरा थिए। जब मपीबोशेत पाँच वर्षको हुँदा यिजेल्बाट शाऊल र जोनाथन मारिएको खबर उसको घरमा आयो। ती शत्रुहरू आइरेहेछ भनेर डराइन् मपीबोशेतलाई स्याहारन उसलाई समातेर टाढ भागिन। तर जब छिटो-छिटो भान थालीन् त्यो बालक भुईँमा लड्यो। यसरी उसको दुवै खुट्टा लड्गडो भयो।

5 बेरोतीका रिम्मोनका छोराहरू रिेकाब र बाना मध्यानमा ईशबोशेतको घरमा गए। ईशबोशेतमा गर्मी भएकोले आराम गरिरहेका थिए।

6-7 रेकाब र बाना त्यस घरभित्र केही गर्नु लिनै निहमा गए। ईशबोशेत आफ्ना ओछ्यानमा पल्टिरहेका थिए। रेकाब र बानाले ईशबोशेतलाई छुरीले घोचेर मारे। तब तिनीहरूले त्यसको टाउको काटेर तिनीहरूसितै लिएर गए। तिनीहरू रातभरि यदन बेसी भए हिडे।

8 हेब्रोना आइपुगे अनि दाऊदलाई ईशबोशेतको टाउको सुम्पे।

रेकाब र बानाले राजा दाऊदलाई भने, “तपाईंका शत्रु शाऊलका छोरा ईशबोशेतको टाउको यहाँ छ। उसले तपाईंलाई मारन चाहन्थ्यो। परमप्रभुले शाऊल र उसका परिवारका मानिसहरूलाई आज तपाईंको खातिर सजाय दिनुभयो।”

9 तर दाऊदले रेकाब र उसका भाइ बानालाई भने, “परमप्रभु शाश्वत हुनुहुन्छ, निश्चय नै उहाँले मलाई धेरै बिपतीहरूबाट बचाउनु भएको छ।

10 तर पहिले एकपल्ट एउटाले सोच्यो यो समचार मेरो निम्ति असल थियो र भन्यो, 'हेर्नु होस् शाऊल मर्यो।' उसले सोच्यो यो खबर सुनेर म उसलाई उचित परस्कार दिन्छु। तर मैले त्यसलाई सिकलगमा मारिदिएँ।

11 यसैकारण तिमीहरू, दुष्ट मानिसहरूले निर्दोष मानिसलाई उसको घर भित्र सुतिरहको बेला मार्यो, अब म तिमीहरूलाई मारेर उसको मृत्युको बदला लिनेछु, अनि म तिमीहरूलाई यस भूमि देखि धपाइनदिनेछु।"

12 यसकारण दाऊदले उसको सैनिकहरूलाई रिकाब र बन्नाहलाई मार्ने आदेश दिए। सैनिकहरूले रिकाबको र शरीरलाई बन्नाहका हात खुट्टाहरू काटेर हेब्रोनको पोखरीको छेउमा झुण्ड्याए। तब तिनीहरूले ईश्वरको टाउकोलाई अबनेरको चिहान भित्र हेब्रोनमा गाडे।

5

इसाएलीहरूले दाऊदलाई राजा बनाउँछन्

1 त्यसपछि इस्राएलका सबै परिवार समूहहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। तिनीहरूले दाऊदलाई भने, "हेर्नुहोस्, तपाईं र हामी एउटै परिवारका हौं।

2 जब शाऊल हाम्रा राजा थिए, त्यस समयमा पनि तपाईं इस्राएलका सैनिक अगुवा हुनुहुन्थ्यो। तपाईंले हामीलाई युद्धमा दोहोयाउँनु भयो अनि तपाईंले हामीलाई युद्धबाट पछि फर्काएर ल्याउनु भयो अनि परमप्रभुले पनि तपाईंलाई घोषणा गरिसक्नु भएकै छ, 'तिमी मेरा मानिसहरूको गोठालो हुनेछौ, र इस्राएलीहरू माथि शासक हुनेछौ।'"

3 यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। राजा दाऊदले ती सबै अगुवाहरू सँग परमप्रभुको सामुनेमा हेब्रोनमा एउटा सन्धि गरे। त्यसपछि ती सबै अगुवाहरूले दाऊदलाई राजाको रूपमा अभिषेक गरे।

4 जब दाऊद राजा भए उनि 30 वर्षका थिए। 40 वर्षसम्म तिनले शासन गरे।

5 हेब्रोनमा तिनले यहूदामाथि साढे सात वर्ष शासन गरे अनि इस्राएल र यहूदामाथि यरूशलेममा 33 वर्ष शासन गरे।

दाऊदले यरूशलेम शहरलाई जित्छन्

6 राजा र तिनका मानिसहरू यरूशलेममा बसिरएका यबूसीहरूको बिस्दुमा गए। यबूसीहरूले दाऊदलाई भने, "तिमी हाम्रा शहरमा परसक्दैौ। यहाँसम्म हाम्रा अन्धा र लड्गडाहरू नै तिमीलाई रोक्न थयैष्ट हुनेछन्।" (तिनीहरूले किन यसो भनेपछि दाऊद तिनीहरूको शहरभित्र परसक्दैनु भन्ने विचार थियो।

7 तर दाऊदले सियोन कै किल्ला जिते। त्यस किल्लालाई दाऊद शहर बनाइयो।)

8 त्यस दिन दाऊदले उसका मानिसहरूलाई भने, "यदि तिमीहरू यबूसीहरूलाई हराउन चाहान्छौ भने पानी बगीरहेको सुस्डको पर्खाल भित्र भएर 'अन्धा र लड्गडा' शत्रु भएकहाँ पुग।" यसकारण मानिसहरूले भन्ने गर्छन्, "अन्धा र लड्गडाहरू पवित्र स्थानहरूमा आउन पाउँदैन।"

9 दाऊद यहि किल्लामा बस्ने गर्थे यसकारण यो ठाउँलाई "दाऊदको शहर" नाउँ दिए। दाऊदले अर्को क्षेत्रमा उन्नति गरे अनि यसलाई मिलो नाउँ दिए। त्यस शहर भित्र उसले धेरै भवनहरू पनि बनाए।

10 दाऊद सहै शक्तिशाली भए त्यस कारण सर्वशक्तिमान परमप्रभुले तिनको साथ दिनुभयो।

11 सोरका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदासको काठ सिकर्मी र डकर्मीहरू पनि पठाए। तिनीहरूले दाऊदको लागि एउटा महल बनाए।

12 तब दाऊदले बुझेकि परमप्रभुले तिनलाई सौँचै इस्राएलको राजा बनाउनु भएका छन्। दाऊदले यो पनि बुझे यहाँ पाए कि परमप्रभुले उहाँको राज्य महत्वपूर्ण परमेश्वरको मानिस, इस्राएलका मानिसहरूको खातिर दिनु भएको छ।

13 दाऊद हेब्रोनदेखि यरूशलेम गए। यरूशलेममा उसले धेरै पत्नीहरू पाए। केहि सन्तानहरू यरूशलेममा जन्मिए।

14 यरूशलेममा जन्मिएका छोराहरू हुन; शम्म, शोबाब, नातान, सुलेमान,

15 यिमार, एलीश, नेपेग, यापि,

16 एलीशामा, एल्यादा तथा एलीषिलेत।

दाऊद पलिस्तीहरू बिस्दु लडछन्

17 पलिस्तीहरूले इस्राएलको राजाको रूपमा दाऊदको अभिषेक भएको खबर सुने। यसर्थ दाऊदलाई मार्नको निम्ति पलिस्तीहरू दाऊदको खोजी गर्न थाले। तर दाऊदले यो थाहा पाएर यरूशलेमको किल्लामा गए।

18 पलिस्तीहरू आएर रपाईमको बेसीमा डेरा जमाए।

19 दाऊदले परमप्रभुलाई सोध्दै भने, "के म पलिस्तीहरूसँग युद्ध गर्न निस्कौं? पलिस्तीहरूलाई हराउनका निम्ति मलाई सहयोग गर्नुहुन्छ?"

परमप्रभुले दाऊदलाई भन्नु भयो, "निश्चय जाऊ, म पलिस्तीहरूलाई परास्त गर्न तिमीलाई सहायता गर्नेछु।"

20 तब दाऊद बाल-पराजीम गए र पलिस्तीहरूलाई त्यहीँ हराए। दाऊदले भने, "परमप्रभुले मेरा शत्रुका सेनाहरूका बाँध भक्तिएर छताछुल्ल पोखिएको पानी झैं भगाउनु भयो।" यही कारण दाऊदले त्यस ठाउँको नाउँ "बाल-पराजीम" राखे।

21 पलिस्तीहरूले तिनीहरूको देवताको मूर्तीहरू त्यहीँ छोडेका थिए। दाऊद र उसका मानिसहरूले तिनीहरू सबै हटाइ दिएँ।

22 फेरि पनि पलिस्तीहरूले रपाईमको बेसीमा आएर हाल लाले।

23 दाऊदले परमप्रभुमा प्रार्थना गरे। त्यस समय परमप्रभुले दाऊदलाई भन्नुभयो, "त्यहाँ माथि नजाऊ। शत्रुका सेनाहरूलाई पछाडिबाट आक्रमण गर। पीपलका रूखको अर्को तिरबाट आक्रमण गर।

24 पीपलको रूखमाथि पलिस्तीहरू बडिरहेको आवाज सुनिनेछ। त्यसबेला चाँडो आक्रमण गर परमप्रभुले पलिस्तीहरूलाई हराउन सहयोग गर्नु हुनेछ।"

25 परमप्रभुले आज्ञा गरे जस्तै दाऊदले गरे। अनि तिनले पलिस्तीहरूलाई हराए। तिनले गेबा देखि गेजेरसम्म खेदेर मारे।

6

परमेश्वरको पवित्र सन्दूक यरूशलेम पुर्याइयो

1 दाऊदले इस्राएलका कुशल सेनाहरूलाई भेला गराए। त्यहाँ 30,000 मानिसहरू भेला भए।

2 तब दाऊद र तिनका मानिसहरू यहूदाको बालाथमा गए। तिनीहरूले यहूदाको बालाथबाट परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेम पुर्याए। मानिसहरू परमेश्वरको आराधना गर्न पवित्र सन्दूकको सामुने गए। पवित्र सन्दूक परमप्रभुको सिंहासन जस्तै हो। पवित्र सन्दूकको माथिल्लो भागमा कस्तुरीका मूर्तीहरू बिराजमान छन्। अनि परमप्रभु चाहिँ यी परीहरूका माझमा राजा झैं बस्न भएको छ।

3 पहाडमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नयाँ गाडीमाथि राखे। उज्जा र अहीयो नामका अमीनादाबका छोराहरूले उक्त गाडा हँके।

4 यसरी पवित्र सन्दूकलाई पहाडको अमीनादाबको घरबाट निकाले र उज्जाले गाडामा पवित्र सन्दूक राखेर गाडा हँके अहीओ अधि-अधि बाटोमा हिंडेर गाडालाई मार्ग प्रदर्शन गरे।

5 दाऊद अनि इस्राएलीहरू नाच्दै र संगीतमय बाजा-गाजाहरू बजाउँदै अधि बढे। तिनीहरूको बीचमा संगीतमय साधनहरू वीणा, सारङ्गी, खैंजडी, शंकुबाट काठका बाजाहरू अनि ड्यालीहरू थिए।

6 जब दाऊदका मानिसहरू नाकोन खलामा आइपुगे। गाडा तान्ने ठेस खाए। गाडामा पवित्र सन्दूक हुनिए झण्डै लड्यो। तत्कालै, उज्जाले पवित्र सन्दूकलाई लडनदेखि रक्षा गरे।

7 तर परमप्रभु उज्जासँग रिसाउनुभयो र उज्जालाई मार्नु भयो। उज्जाले पवित्र सन्दूकलाई छोएर लापरवाही गर्‍यो।

8 दाऊद सधैं क्रोधित अनि खिन्न भए किनभने परमप्रभु द्वारा उज्जया मारिए। दाऊदले उक्त स्थानको नाउँ “प्रेस उज्जा” राखे। आज पनि उक्त स्थानको नाउँ प्रेस उज्जा नै भनिन्छ।

9 त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?”

10 दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे।

11 उक्त घरमा पवित्र सन्दूक तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशीर्वाद दिनुभयो।

12 पछि मानिसहरूले दाऊदलाई भने, “परमप्रभुले ओबेद-एदोमका परिवारलाई आशीर्वाद दिनुभएको छ किनभने उसले परमप्रभुको पवित्र सन्दूकलाई उसको घरमा राखेकोछ।” तब दाऊद गए र परमेश्वरको पवित्र सन्दूकलाई खुशी अनि आनन्दको साथमा ओबेद-एदोमको घरबाट माथि ल्याए।

13 जब मानिसहरू पवित्र सन्दूक बोकेर छ कदम अधि हिडे, दाऊदले तिनीहरूलाई रोके अनि एउटा सँढि र मोटो बाछा बलि चढाए।

14 परमप्रभुको अधि दाऊद नाचे। दाऊदले एपोद लगाएका थिए।

15 दाऊद र सारा इस्राएलीहरू दंगदास थिए परमप्रभुको पवित्र सन्दूकलाई शहर भित्र्याउँदा तुरही बजाउँदै आनन्दको आवाज निकाले।

16 शाऊलकी छोरी मीकलले इयालबाट हँदैथिइन्। जब परमप्रभुको पवित्र सन्दूकलाई शहरमा ल्याइयो दाऊद नाच्दै-उर्रँदै गर्नुथाले। मीकलले यो हेरिरहेकी थिई र दाऊदसँग रिसाईन्। तिनले सोचिन्न् ऊ आफैले आफैलाई मूर्ख बनाउँदैछ।

17 दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।

18 होमबली र मेलबली चढाइसके पछि दाऊदले सर्वशक्तिमान परमप्रभुको नाममा मानिसहरूलाई आशीर्वाद दिए।

19 प्रत्येकलाई रोटी, किशमिश र खजूरको रोटी दिएका थिए। तब सबै मानिसहरू घर फर्के।

मीकलले दाऊदलाई गाली गर्छिन्

20 दाऊद आफ्नो घरमा आशीर्वाद दिन गए। तर शाऊलकी छोरी मीकल तिनलाई भेट्न आइन्न्। मीकलले भनिन्, “इस्राएलका राजाले आज आफैलाई सम्मान गरेनन्। आफ्नै नोकनीहरूका अधि तपाईंले आफ्नो लुगा खोल्नु भयो। तपाईं त्यही मूर्ख मध्येको एक हुनुभयो जसले नलजाई कपडाहरू खोल्छन्।”

21 तब दाऊदले मीकललाई भने, “परमप्रभु आफैले मलाई चुन्नु भयो। न त तिम्रा बाबु न उनका परिवारबाट कसैले परमप्रभुले मलाई इस्राएल अनि उहाँका मानिसहरूमाथि शासन गर्न चुन्नु भयो। त्यसै कारण म अझ पनि परमप्रभुको अधि नाचिरहेछु।

22 म यी कुराहरू गर्नुछु त्यसले सबैलाई धेरै छक्क पार्नेछ। तिमीले मलाई सम्मान गर्ने छैनौ, तर ब्रीहस जसको विषयमा तिमी बात गरिरहेकाछौ। मेरो गर्व हुनेछ।”

23 शाऊलकी छोरी मीकलको एउटा पनि नानी भएन। तिनी नानी नजन्माई मरीन्।

7

दाऊदले मन्दिर बनाउन चाहे

1 राजा दाऊद आफ्नो नयाँ घरमा सरेपछि, परमप्रभुले उसलाई इस्राएल वरिपरिका सबै देशका शत्रुहरूबाट शान्ति दिनु भयो।

2 राजा दाऊदले नातान अगमवक्तालाई भने, “हेनुहोस, म देवदारको काठले बनेको सुन्दर घरमा छु तर परमेश्वरको पवित्र सन्दूक भने पालामा छ। हामीले पवित्र सन्दूकको निम्त सुन्दर भवन बनाउनु पर्छ।”

3 नातानले राजा दाऊदलाई भने, “तपाईंलाई जे राम्रो लाग्छ त्यही गर्नुहोस। परमप्रभु नै तपाईंसित हुनुहुन्छ।”

4 तर त्यही रात परमप्रभुको आदेश नातानलाई आउँछ। परमप्रभु भन्दछु,

5 “मेरो सेवक दाऊद कहाँ गएर भनिदेऊ, ‘परमप्रभु के भन्नु हुन्छ भने, मलाई बषेघर बनाउने तिमी होइन्।’

6 इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउँदा म कहिले पनि घरमा बसिन। म सधैं पालामै थिएँ। पाल नै मेरो घर थियो।

7 मैले इस्राएलका परिवार समूहलाई देवदारको सुन्दर घर बनाइदो भनेर कहिले पनि भनिन। म तिनीलाई यस्तो वचन दिन्छु कि तिम्रा वंश नै राजाहरू हुनेछन्।”

8 “मेरो सेवक दाऊदलाई भनिदेऊ: ‘सर्वशक्तिमान परमप्रभु भन्दछु: मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो।’

9 तिमी जहाँ जहाँ गयो म तिमीसितै थिएँ। मैले तिम्री शत्रुहरूलाई परास्त गरेँ। मैले तिमीलाई पृथ्वीमा एउटा महत्वपूर्ण व्यक्ति बनाएकोछु।

10-11 म इस्राएलीहरूको निम्ति एउटा यस्तो ठाउँ छान्ने छु। म इस्राएलीहरूलाई तिनीहरूको आफ्नै स्थानमा नियुक्त गर्नुछु। अब देखि तिनीहरू फिरत्ने जीवन जीउने छैनन्। शुरुमा मैले इस्राएली मानिसहरूको निम्ति न्याय कर्ता नियुक्त गरेँ। तर नराम्रा मानिसहरूले तिनीहरूलाई सधैं सताए। अब यस्तो कुरा हुनेछैन। म यस्तो अवस्था सृजना गर्नुछु त्यहाँ केही दुःख तिमीहरूका शत्रुहरूबाट हुने छैन।

12 “जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पुर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।

- 13 उसैले मेरो मन्दिर निर्माण गर्नेछ। अनि म उसको राज्यलाई सदा सर्वदा एकदमै शक्तिशाली बनाउनेछु।
- 14 म उसको पिता हुनेछु र उ मेरो छोरा हुनेछ। जब उसले पाप गर्दा, म अरू मानिसहरूद्वारा उसलाई दण्ड दिनेछु। तिनीहरू मेरो यन्त्रहरू हुने छन्।
- 15 तर म उसलाई प्रेम गर्न छोडदिनेँ। मेरो कृपा दृष्टि उ माथि रहन्छ। मेरो माया र दया शाऊलबाट हट्यौ। मैले तिमीलाई काखी च्याप्दा शाऊललाई टाढा बनाएँ। म तिघ्रा परिवारलाई चाहिँ यसो गर्दिन।
- 16 तिघ्रो वंश राजकीय वंशहुनेछ तिमी त्यसमाथि निर्भर हुन सक्छौ। त्यहाँ तिघ्रो राज्य तिघ्रो निम्ति सदा-सर्वदा रहनेछ। तिघ्रो सिंहासन (राज्य) सदा-सर्वदा खडा रहनेछ।”

17 नातानले दर्शनको विषयमा दाऊदलाई भने। उसले परमेश्वरका वचनको विषयमा प्रत्येक कुराहरू दाऊदलाई बताए।

दाऊदले परमेश्वरलाई प्रार्थना गर्छन्

18 तब राजा दाऊद परमेश्वरको सामुने बसे। दाऊदले भने,

“हे परमेश्वर तपाईंले मेरो परिवारलाई हामीले चाहेको भन्दा महत्वपूर्ण बनाउनु भएको निम्ति तपाईंलाई धन्यवाद दिन्छु। तपाईंले किन हामीलाई यस्तो उच्चा स्थान दिनुभयो?

19 म एउटा सेवक भन्दा केहि होइन। तपाईं म प्रति यति दयालु बननु भयो। तर तपाईंले यस्तै कृपा मेरा सन्तानहरूलाई पनि गर्नेछु भन्नुभयो। हे सर्वोच्च परमेश्वर, के यो तपाईंको मानिसहरूसित बार्तालाप गर्ने सामान्य तरिका हो?

20 मेरा मालिक, तपाईंलाई थाहै छ म सेवक बाहेक केहि होइन।

21 तपाईंले यो महान काम गर्नु हुनेछ किनभने तपाईंले त्यो गर्नु भन्नु भएको छ, अनि तपाईंले यो तपाईंको इच्छा अनुसार गर्नु हुनेछ। तपाईं चाहनुहुन्छ मैले यी सबै कुराहरू जान्न सकौ।

22 परमेश्वर मेरो मालिक यही कारणले तपाईं महान हुनुहुन्छ। तपाईं अद्वितीय हुनुहुन्छ। तपाईंबाहेक अर्को परमेश्वर छैन। हामीलाई थाहा छ कारण हामीले यी सब तपाईंले गर्नु भएका कार्यहरू सुन्थौ।

23 “तपाईंका मानिसहरू जस्ता इस्राएल र त्यहाँ पृथ्वीमाथि अर्को जाति छैन। तिनीहरू विशेष मानसिहरू हुन्। तिनीहरू दास दासी थिए। तर तपाईंले मिश्रबाट बाहिर ल्याएर स्वतन्त्र बनाइदिनु भयो। तिनीहरूलाई तपाईंका मानिस बनाउनुको निम्ति अनि तपाईंको आफ्नै नाउँ बनाउनुका निम्ति। आफ्ना मानिसहरू अनि भूमिको खातिर तपाईंले महान भए योग्य कार्यहरू गर्नु भयो।

24 तपाईंले इस्राएलका मानिसहरूलाई सधैंको निम्ति आफ्नो बनाउनु भयो। अनि परमेश्वर, तपाईं तिनीहरूका परमेश्वर हुनुभयो।

25 “अहिले, परमेश्वर परमेश्वर, तपाईंले मेरो निम्ति केही गरिदिने वचन दिदिहुनुहुन्छ, तपाईंको सेवकलाई र मेरा परिवारका सन्तानलाई। यसबेला दया गरी आफ्नो वचनलाई पूरा गर्दै मेरा परिवारलाई राजवंश बनाइदिनुहोस।

26 तब तपाईंको नाउँ सदा-सर्वदा सम्मानित हुनेछ। मानिसहरूले भन्नेछन्, “सर्वशक्तिमान् परमेश्वर परमेश्वरले इस्राएललाई शासन गर्नुहुन्छ। अनि यस्तो होस् कि दाऊद परिवार तपाईंको सामुने स्थापित होस।”

27 “तपाईं सर्वशक्तिमान्, इस्राएलका परमेश्वर, मलाई धेरै कुरा देखाउनु भयो। तपाईंले भन्नु भयो, “तेरो परिवारलाई महान बनाइदिन्छु।” यसैले गर्दा म, तपाईंको सेवक, यस्तो प्रार्थना गर्ने विचार लिएँ।

28 परमेश्वर मेरा मालिक, तपाईं परमेश्वर हुनुहुन्छ। तपाईंले भन्नु भएका कुराहरूमा म सत्य मान्न सक्छु। अनि तपाईंले भन्नु भयो यी असल कुराहरू मसँग घट्ने छन्।

29 मेरा परिवारलाई आशीर्वाद दिनुहोस। तिनीहरूलाई सधैं तपाईंको सामुने उभिएर सेवा गर्न दिनुहोस। परमेश्वर मेरा मालिक, तपाईं आफैले यसो भन्नु भएको थियो। तपाईं आफैले मेरा परिवारलाई सधैं भरिको निम्ति आशीर्वाद दिनुभयो।”

8

दाऊदले धेरै युद्धहरू जित्छन्

1 पछि, दाऊदले पलिशतीहरूलाई जित्छन्। पलिशतीहरूको राजधानी शहरले ठूलो भू-भाग नियमन्त्रणमा राखेका थिए। दाऊदले त्यस भू-भाग माथि अधिकार जमाए।

2 दाऊदले मोआबका जनतालाई पनि हराए। तिनीहरूलाई जमिनमा लमतन सुन्न बाध्य बनाए। तब तिनले एउटा डोरीले नापे। प्रत्येक दुई नापभित्र पर्न आएकाहरूलाई मान्दैनन् र तेस्रो नापमा परेकालाई छोडिदिए। यसरी मोआबका मानिसहरू दाऊदका सेवक बनिए। तिनीहरूले उनलाई राजस्व बुझाए।

3 रहोबका छोरा हददेजेर सोआका राजा थिए। यफ्रेटिस नदी क्षेत्रमा अधिकार जमाउन लाग्दा दाऊदले हददेजेरलाई परास्त गरे।

4 दाऊदले हददेजेरबाट 1,700 घोडासवार सैनिक र 20,000 पैदल सेना कब्जा गरे। 100 बाहेक सबै घोडाहरूलाई दाऊदले लङ्गडा बनाईदिए।

5 दमिशकका अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता पुर्याउन आए। तर दाऊदले ती 22,000 अरामीहरूलाई परास्त गरे।

6 त्यसपछि दाऊदले दमिशकको अराममा सेनाको एउटा छाउनी बनाए। अरामीहरू दाऊदका सेवक भए र राजस्व ल्याए। परमेश्वरले दाऊदलाई जता-तै विजय गराउनु भयो।

7 दाऊदले हददेजेरका सेवकहरूबाट सुनका ढालहरू लिए। दाऊदले ती ढालहरू येरुशलेममा ल्याए।

8 दाऊदले काँसका धेरै-धेरै सामानहरू तेबह र बेरौतेबाट प्राप्त गरे। (तिवहर बेरौते शहरहरू हददेजेरका अधिनमा थिए।)

9 हमातका राजा तोईले हददेजेरका सम्पूर्ण सेनालाई दाऊदले परास्त गरेको खबर सुने।

10 यसकारण तोईले आफ्ना छोरा योरामलाई दाऊदकहाँ पठाए। दाऊदले हददेजेरलाई परास्त गरेकोले योरामले दाऊदलाई अभिनन्दन गर्दै आशीर्वाद दिए। हददेजेरले तोईसँग पहिले धेरै चोटि युद्ध लडेका थिए। योरामले सुन, चाँदी र काँसका सामानहरू ल्याएका थिए।

11 दाऊदले ती सम्पूर्ण सामानहरू परमेश्वरमा अर्पण गरे। दाऊदले पहिले धेरै राष्ट्रहरूलाई पराजित गरी ल्याएर अपर्णारेका सामानहरूसँगै ती सामानहरूराखे।

12 दाऊदले अराम, मोआब, अम्मोन, पलिशती अमालेकहरूलाई हराए। सोबाका राजा रहोबको छोरा हददेजेरलाई पनि हराए।

13 दाऊदले 18,000 अरामीहरूलाई खारको बेसीमा मारे। तिनी घर फर्कदा सबै ख्याती कमाए।

14 दाऊदले एदोममा सैनिक छाउनीहरू बनाए। एदोमका सम्पूर्ण क्षेत्रमा सैनिक छाउनी बनाए। एदोमका सबै मानिसहरू दाऊदका सेवक बने। परमप्रभुले दाऊदलाई जता तति विजय दिलाउनु भयो।

दाऊदको शासन

15 दाऊदले इस्राएलभरि नै शासन गरे। दाऊदले आफ्ना मानिसहरूलाई असल र निष्पक्ष न्याय दिन्थे।

16 सरसाहका छोरा योआब सेनाका कप्तान थिए। अहिलेदका छोरा यहोशापात लेखपाल थिए।

17 अहीतबका छोरा सादोक र एषीयातारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरयाह सचिव थिए।

18 यहोयादाका छोरा बनायाह करेती र पलेतीहरूका निम्ति अधिकारी थिए। अनि दाऊदका छोराहरू चाहे प्रमुख थिए।

9

शाऊलका परिवार प्रति दाऊद दयालु बन्छन्

1 दाऊदले सोधे, “के शाऊलका परिवारका कुनै सदस्य जीवित छन्? जोनाथनको कारणले म उ प्रति दयालु बन्न चाहन्छु।”

2 शाऊलका परिवारमा एकजना सीबा नामका नोकर थिए। दाऊदका सेवकहरूले सीबालाई दाऊदको अधि बोलाए। राजा दाऊदले सीबालाई भने, “के तिमी नै सीबा हो?”

सीबाले भने, “ज्यू, म तपाईंको सेवक सीबा हुँ।”

3 राजाले भने, “के शाऊलका परिवारका कुनै सन्तान बाँचेका छन्? यदि छन् भने म परमेश्वरको दया उसलाई देखाउन चाहन्छु।”

सीबाले राजा दाऊदलाई भने, “जोनाथनका एकजा छोरा अझै जीवित छन्। तर उसका दुवै खुट्टा लड्गडो छन्।”

4 राजाले सीबालाई भने, “त्यो छोरा कहाँ छ?”

सीबाले राजालाई भने, “उनी लो-देवारका अम्मोएलका छोरा मकीरका घरमा छन्।”

5 त्यसपछि राजा दाऊदले आफ्ना केही अधिकारीहरूलाई अम्मोएलका छोरा मकीरका घरबाट जोनाथनका छोरालाई ल्याउन लो-देवार पठाए।

6 जोनाथनका छोरा मपीबोशेत दाऊदका सामुने शिर झुकाएर दण्डवत गरे।

दाऊदले भने, “मपीबोशेत?”

मपीबोशेतले भने, “ज्यू हजूर, मै हु, तपाईंको सेवक मपीबोशेत।”

7 दाऊदले मपीबोशेतलाई भने, “डराने काम छैन। म तिमीलाई दया गर्छु। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रा बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधै मसँगै टेबलमा बसेर खानेछौ।”

8 मपीबोशेतले फेरि केही झुकेर दाऊदलाई भने, “म मरेको कुकुर जन्ति पनि भइन् तर पनि तपाईं यति दयालु बन्नु भयो।”

9 त्यसपछि राजा दाऊदले शाऊलका नोकर सीबालाई बोलाए भने, “शाऊलका जे जति जेथा थिए ती सब मैले तिम्रो मालिकका नाति (मपीबोशेत)लाई दिएँ।

10 तिमीले मपीबोशेतको जमीनमा तिम्रो छोराहरू अनि नोकरहरूसित खेती गर्ने छौ अनि बाली काट्ने छौ तब तिम्रा मालिकको नातिको लागि प्रचुर भोजन हुनेछ। तर तिम्रा मालिकका नातिले सधै मसित खाना खानेछन्।”

सीबाका 15 छोरा र 20 जना नोकरहरू थिए।

11 सीबाले राजा दाऊदलाई भने, “म तपाईंको सेवक हुँ, तपाईंले जे आदेश दिनु हुन्छ म गर्नेछु।”

यसर्थ मपीबोशेत दाऊदका छोराको जस्तै दाऊदसँगै खाना खान थाले।

12 मपीबोशेतका जवान छोराको नाउँ मीका थियो। सीबाका सबै परिवारका सदस्यहरू मपीबोशेतका सेवक बने।

13 मपीबोशेतका दुवै खुट्टा लड्गडो थिए। मपीबोशेत यसशलेममा बसे र प्रत्येक दिन राजासँगै खान थाले।

10

हानूनले दाऊदका मानिसहरूलाई लज्जित बनाउँछन्

1 पछि अम्मोनीहरूका राजा नाहाश मरे। तिनको मृत्युपछि तिनका छोरा हानून नयाँ राजा भए।

2 दाऊदले भने, “नाहाश मप्रति उदार थिए। यसैले मैले पनि तिनका छोरा हानूनप्रति उदार बन्नपर्छ।” त्यसैले हानूनलाई उसका पिताको मृत्युको बारे सान्त्वना प्रदान गर्न दाऊदले आफ्ना अधिकारीहरू पठाए।

यसर्थ दाऊदका अधिकारीहरू अम्मोनीहरूको देशमा गए।

3 तर अम्मोनी अधिकारीहरूले हानूनलाई भने, “दाऊदले आफ्ना मानिसहरू तपाईंको पिताको मृत्युमा तपाईंलाई सान्त्वना दिन भनेर पठाएका हुन् भनी तपाईं मान्नु हुन्छ? निश्चय होइन! दाऊदले त यी मानिसहरूलाई तपाईंको शहरको जानकारी लिन पठाएका हुन्। तपाईं विस्द्ध युद्ध गर्ने योजना हो।”

4 यसकारणले हानूनले ती अधिकारीहरूलाई पक्रेर आधा दाही अनि कम्बरदेखि तलको लुगा काटेर खेदे।

5 जब मानिसहरूले दाऊदलाई सुनाए, उनले उसका दूतहरूलाई ती लज्जित व्यक्तिहरू कहाँ पठाए। राजा दाऊदले खबरमा भने, “दाही लामो नभइञ्जेलसम्म तिमीहरू यरीहोमा नै बस्नुहुँ। तब पछि यसशलेम आउँछौ।”

अम्मोनीहरूको विस्द्धमा युद्ध

6 अम्मोनीहरूले त्यो सम्झे दाऊदले तिनीहरूलाई उसको शत्रु सोचे। यसकारणले गर्दा तिनीहरूले बेत-शहोब र सोबाबाट अरामीहरूलाई ज्यालामा झिकाए। तिनीहरू 20,000 अरामीहरू पैदल सेनाहरू आए। अम्मोनीहरूले पनि माकाका राजासहित 1,000 मानिसहरू र तोबबाट 12,000 मानिसहरू ज्यालामा झिकाए।

7 दाऊदले यी सबै थाहा पाए। यसैले योआब र धैरे शक्तिशाली सेनालाई पठाए।

8 अम्मोनीहरू बाहिर आए अनि युद्धको निम्ति तयार भए। तिनीहरू शहरको दुरामा खडा भए। अरामी सैनिकहरू सोबा र रहोबबाट ती तोब र माका शहरबाट बाहिरका खेतमा जम्मा भएका थिए।

9 योआबले देखे तिनीहरू दुवैतिरबाट घेर्दै आए। यसकारण योआबले केही असल इस्राएली सैनिकहरूलाई तहलगाएर अरामीहरूका विस्द्ध युद्ध गरे।

10 तब उसले बाँकी मानिसहरूलाई उसको भाइ अवीशेको अधिकारमा लगाए अनि तिनीहरूलाई अम्मोनीहरूको विस्द्धमा खटाए।

11 योआबले अवीशेलाई भने, “यदि अरामीहरू मभन्दा शक्तिशाली भए भने तैले मलाई साथ दिनेछस्। र उता अम्मोनीहरू तँभन्दा शक्तिशाली निस्किए म तैलाई सहायता पुर्याउनेछु।

12 हामी शक्तिशाली हौं, हाम्रो मानिसहरू, र परम्प्रेवरको शहरको बचाउका निम्ति सहासी भएर युद्ध लडौं परमप्रभुले त्यही गर्नु हुन्छ जो उहाँलाई ठीक लाग्छ।”

13 त्यसपछि योआब र तिनका मानिसहरूले अरामीहरूसँग युद्ध लडे। अरामीहरू भागे।

14 अम्मोनीहरूले अरामीहरू भागेका देखेर आफू पनि भानथाले।

यसरी तिनीहरू आफ्ना शहर फर्किए। यसरी योआब अम्मोनीहरूसँग लडेर यरूशलेम फर्किए।

अरामीहरूको फेरि युद्ध लड्ने विचार

15 अरामीहरूले इस्राएलीबाट हारेको थाहा गर्न थाले। यसकारण तिनीहरूले फेरि ठूलो फौज भेला गरे।

16 हददेजेरले युफ्रेटिस नदी पारी टाढा पठाएर अरामीहरूलाई बोलाउन पठाए। ती अरामीहरू हेलाममा आए। शोबक तिनीहरूका अगुवा थिए जो हददेजेरका सेनाका कप्तान थिए।

17 दाऊदले यी सब सुने। यसर्थ तिनले सबै इस्राएलीहरूलाई भेला गराए। तिनीहरू यर्दन नदी तेर हेलम पुगे।

अरामीहरू तयारै थिए र धावा बोले।

18 तर दाऊदले अरामीहरूलाई हराए अनि अरामिहरू भागेर गए। दाऊदले 700 रथका चालक र 40,000 घोडसवार सैनिकलाई मारे। दाऊदले शोबक, अरामी सैनिकहरूका कप्तानलाई पनि मारे।

19 हददेजेरलाई सेवा पुर्याइरहेको राजाहरूले देखे इस्राएलीहरूद्वारा परास्त भएको कुरा। यसैले तिनीहरूले इस्राएलीहरूसँग शान्ति सम्झौता गरे र इस्राएलीहरूका सेवक बने। अरामीहरूले फेरि-फेरि अम्मोनीहरूलाई सहयोग पुर्याउन डराए।

11

दाऊद बेतशेबासँग मिल्छन्

1 बसन्त ऋतुको समय जब राजाहरू युद्धका निम्ति बाहिर आए र दाऊदले योआब, तिनका अधिकारीहरू र सारा इस्राएली सैनिकहरूलाई अम्मोनीहरू गर्न पठाउनु भयो। योआबका सेनाहरूले तिनीहरूको राजधानी रब्बा शहरमा पनि आक्रमण गरे।

तर दाऊद यरूशलेममा नै बसे।

2 सौंझमा तिनी ओछ्यानबाट उठे र राजभवनको कौशिमा टहलनथाले। त्यहि समय दाऊदले कौशिबाट एउटी स्त्रीलाई नुहाउँदै गरेको देखे। तिनी साँहै सुन्दरी थिइन्।

3 त्यसैकारण दाऊदले तिनको विषयमा जान्नुका निम्ति आफ्ना अधिकारीहरू पठाए। एकजना अधिकारीले बुझेर खबर दिए, “त्यो स्त्री एलीआमको छोरी र हितीका उरियाहकी पत्नी बेतशेबा हुन्।”

4 दाऊदले उसका दूतहरूलाई त्यो स्त्री बोलाउन पठाए। जब ती स्त्री आइन्, दाऊदले तिनीसँग सहवास गरे। तिनको मासिक धर्मको समय शेष भयो। तब तिनी गइहालीन्।

5 र बेतशेबा गर्भवती भइन्। तिनले दाऊदलाई, “म गर्भवती भएँ” भनेर खबर पठाइन्।

दाऊदले आफ्नो पाप लुकाउन चाहे

6 दाऊदले योआबकहाँ खबर पठाए, “हितीका उरियाहलाई मकहाँ पठाउन्।”

यसैले योआबले ऊरियालाई दाऊदकहाँ पठाए।

7 उरियाह दाऊदकहाँ आए। दाऊदले उरियाहसँग योआबको विषयमा सोधे। सैनिकहरूको हाल खबर सोधे र युद्धको विषयमा जान्न चाहे।

8 तब दाऊदले उरियाहलाई भने, “आराम गर र आनन्दित हौं।”

उरियाहले राजभवन छोडे। राजाले उसलाई उपहारहरू पनि दिए।

9 तर उरियाह उसको घरमा गएनन्। उरियाह राजभवनको बाहिर ढैलोमा सुते। राजाका अन्य नोकर चाकर झैं तिनी सुते।

10 नोकर चाकरले दाऊदलाई भने, “उरियाह घर गएनन्।”

त्यसपछि दाऊदले उरियाहलाई भने, “तिमी टाढाबाट आएका थियौ किन घर गएनौ?”

11 उरियाहले दाऊदलाई भने, “परमप्रभुको पवित्र सन्दूक अनि इस्राएलका सैनिकहरू र यहूदाका सैनिक सबै तम्बूमा बस्छन्। मेरा स्वामी योआब, अनि राजा दाऊदका अधिकारीहरू सबै खुल्ला मैदानमा डेरा गरेर बस्छन्। यसैले म घर गएर खाईं पत्नीसँग सुत्न ठीक हैन।”

12 दाऊदले उरियाहलाई भने, “आज यही बस। भोलि म तिमीलाई युद्ध भूमिमा पठाउँछु।”

उरियाह त्यस दिन रातभरि यरूशलेममा नै बसे।

13 त्यसपछि दाऊदले उरियाहलाई उनलाई भेट्नु भने। उरियाहले दाऊदसँगै खान-पिन गरे। दाऊदले उरियाहलाई धेरै मताए। तर पनि उरियाह उसको घरमा गएनन्। तिनी अन्य सेवकहरू झैं राजमहलको प्रवेशद्वार बाहिर सुते।

दाऊदको उरियाहलाई मार्ने योजना

14 अर्को बिहान दाऊदले योआबलाई पत्र लेखे। दाऊदले उरियाहलाई नै पत्र थपामे।

15 पत्रमा दाऊदले लेखेका थिए: “उरियाहलाई जहाँ घमासन युद्ध हुन्छ त्यही पठाउनु। एकलो छोडिदिनु अनि युद्धमा नै मरोस्।”

16 जब योआबले शहरलाई कब्जा गरे, उसले जहाँ साहसी अम्मोनीहरू थिए ती भेटाए। उनले उरियाहलाई त्यही ठाउँमा जान छाने।

17 रब्बाका मानिसहरू योआबको विरुद्ध युद्ध गर्न आए। दाऊदका कतिपय मानिसहरू मरे। मर्नेहरूमा उरियाह पनि थिए।

18 तब योआबले दाऊदलाई युद्धको विषयमा खबर पठाए।

19 योआबले दूतलाई युद्धमा के भएको थियो भन्नु भनेर पठाए।

20 योआबले भने, “हुनसक्छ राजा रिसाउनु हुनेछ अनि सोध्नु हुनेछन्, ‘योआबका सेनाहरू शहरका पर्खाल नजिक किन लडे? साँच्चैने योआबलाई थाहा हुनुपर्ने पर्खालमाथिबाट मानिसहरूले तल वाण चलाउन सक्छन्।”

21 के उसलाई थाहा छैन यस्बन्धेशतका छोरा अवीमेलेकलाई कसले मार्यो? एउटी आइमाईले जाँतोको ढुङ्गाले हानेर अवीमेलेक मेरका थिए। त्यस्तो जान्दा-जान्दै पनि किन पर्खालकै नजिक गएको? यदि राजाले यी कुराहरू सोधे भने भन्नु, ‘तपाईंको अधिकारी उरियाह पनि मरे।’ ”

22 दूत गएर योआबले आज्ञा दिएका कुरा सबै दाऊदलाई सुनाए।

23 दूतहरूले दाऊदलाई भने, “अम्मोनका मानिसहरूले हामीलाई मैदानमा धावा बोले। हामी लड्यौं र शहरको फाटकसम्म खेदै भगायौं।

24 तब शहरको पर्खालबाट तपाईंका अधिकारीहरूलाई मानिसहरूले बाण चलाए। तपाईंका केही अधिकारीहरू मरे। तपाईंका अधिकारी उरियाह पनि यसरी मरे।”

25 दाऊदले दूतहरूलाई योआब कहाँ खबर पठाए: “दुःख मान्ने केही कारण छैन। तरवारले एकजना मानिस पनि मार्न सक्छ अर्को पनि। रब्बाको बिस्दुमा शक्तिशाली आक्रमण चलाएर विजय प्राप्त गर। यी शब्दहरूले योआबलाई उत्साह प्रदान गर।”

दाऊदले बेतशेबालाई विवाह गर्छन

26 बेतशेबाले आफ्ना पति उरियाह मरेको थाहा पाउँछिन्। आफ्ना लोभेको निम्त रोड्कराई गन्छिन्।

27 तिनले शोकाकुल अवस्था पाए गरेपछि दाऊदले नोकरलाई बोलाउन पठाउँछन्। तिनी दाऊदकी पत्नी बन्छिन् र दाऊदको छोरा जन्माउँछिन्। तर परमप्रभुलाई दाऊदको कुकर्म ठीक लागेको थिएन।

12

नातानको दाऊदसँग कुराकानी

1 परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गए। नातानले भने, “एउटा शहरमा दुइजना मानिसहरू थिए। एकजना धनी अर्को एकजना गरिब।

2 त्यस धनी मानिसका धेरै भेडा र पशुहरू थिए।

3 तर त्यस गरिब मानिसको एउटा किनोको भेडाको सानो पाठी बाहेक केही थिएन त्यस गरिब मानिसले त्यो पाठीलाई खुवाउँथ्यो। पाठी बिस्तारै ठूलो हुँदै गयो। त्यस गरिब मानिसकै भागबाट पाठी खान्थ्यो र पिउँथ्यो। पाठी त्यस गरिबको छातीमा सुत्थ्यो। यहाँसम्म पाठी त्यस गरिबको छोरी समान थियो।

4 “तब एकजना यात्री धनी मानिसलाई भेट्न आए। धनी मानिसहरूले यात्रीलाई भोजन गराउन चाहान्थे। तर आफ्ना भेडा अथवा पशुहरू मारेर खुवाउन चाहँदैन थिए। यसैले धनी मानिसले त्यस गरिब मानिसको भेडाको पाठी ल्याएर यात्रीलाई खुवाए।”

5 दाऊद धनी मानिसको अत्याचारमा सड्डै रिसाए। तिनले नातानलाई भने, “परमप्रभुको कसम जसले त्यसो गर्थो त्यो मर्छ नै।

6 उसले भेडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरे गर्थो।”

नातानले दाऊदलाई उसको पाप कर्मबारे भने

7 तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हो। परमप्रभु इष्टाएलका परमेश्वर भन्नुहुन्छ: ‘मैले तिमीलाई इष्टाएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ।

8 मैले तिमीलाई उसकी पत्नीहरू र परिवार लिन अधिकार दिएँ। अनि मैले तिमीलाई इष्टाएल र यहूदाको राजा बनाएँ। यदि त्यो एकदमै कान्ति भए म तिमीलाई अझ ज्यादा दिने थिएँ।

9 यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्थो? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छो? हिंती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायो। अनि तिमीले उसकी पत्नीलाई तिमी आफ्नै बनाउन लियो। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिमी जिम्मा हो?

10 यसकारण तरवारले तिमी परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यो। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तैनै गरेनो।”

11 “परमप्रभु यसो भन्नुहुन्छ: ‘म तिमीमा विपत्ति ल्याइदिन्छु। त्यो विपत्ति आफ्नै परिवारबाट आउनेछ। म तिमी पत्नीहरूलाई तिमी एउटा धेरै नजिकका व्यक्तिलाई दिनेछु। त्यो मानिस तिमी पत्नीहरूसँग सुत्नेछ र सबैले त्यो कुरा जानेछन्।

12 तिमी त गुप्त रूपमा बेतशेबासँग सुत्थो। तर म तिमीलाई इष्टाएलका मानिसहरूले थाहा पाउने गरी सजाय दिन्छु।”

13 तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको बिस्दुमा पाप गरेँ।”

नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ।

14 तर तिमीले जे गर्थो त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिमी कारखको छोरा मर्नेछ।”

दाऊद र बेतशेबाको काखे नानी मर्छ

15 त्यसपछि नातान घर गए। परमप्रभुले दाऊद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो, त्यसलाई सड्डै बिमारी बनाइदिनु भयो।

16 दाऊदले शिशुको निम्ति परमेश्वरमा प्रार्थना गरे। दाऊदले खान पिउन नै छोडे। उनी घर गए भित्रै बस्न थाले। रातभरि भुँडूमा नै लडिरहन थाले।

17 दाऊदका घरका ठूला बडाले दाऊदलाई बलपूर्वक उठाउन खोजे। तर दाऊद उठ्न मानेनन्। उनले खाना खान पनि मानेन।

18 सातौं दिनको दिन शिशु मर्यो। दाऊदका नोकरहरूले दाऊदलाई शिशु मरेको खबर भन्न सड्डै डराए। तिनीहरूले भने, “हेर्नुहोस्, शिशु जब जिउँदै थियो त्यस समय त हामीले दाऊदसँग कुरा गर्न सकेनौं। हाम्रो कुरा सुन्ने चाहानु भएन। यदि हामीले शिशु मरेको खबर दिएँ भने आफैले आत्महत्या गर्न सक्थान।”

19 तर दाऊदले नोकरहरूले कानेखुशी गरेको थाहा पाए। तब दाऊदले शिशु मरेको अन्दाज गरे। यसैले दाऊदले नोकरलाई सोधे, “के शिशु मर्यो?” नोकरहरूले जवाफ दिए, “जु, मर्यो।”

20 त्यसपछि दाऊद भुँडूबाट उठे। आफू सान। लुगाहरू लगाएर तयार भए। त्यसपछि परमप्रभुको पवित्र स्थानमा आराधना गर्न गए। फर्केर आई खानेकुरा के छ भनेर मागे। नोकर चाकरले खाना टकाए, तिनले खाए।

21 दाऊदका नोकरहरूले तिनलाई सोधे, “तपाईंले यसो किन गर्नु भयो? जबसम्म शिशु जिउँदै थियो तपाईंले केही पनि खानुभएन। तपाईं रोइरहनु भयो। तर जब शिशु मर्यो अनि उठेर खाना खानुभयो।”

22 दाऊदले भने, “जबसम्म शिशु जीवित रह्यो मैले केही खाइन। र रोइ मात्र रहे कारण मैले सोचें, ‘कसलाई थाहा छ? हुनसक्छ परमप्रभु मेरो निम्ति दुःखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नु हुन्छ।”

23 तर अहिले शिशु मर्यो। अब पनि म किन नखाई बस्ने? के म शिशुलाई जीउँदो पाउन सक्छु? सकिँदैन। कुनै दिन म त्यो भएकहाँ जाउँला, तर त्यो यहाँ मकहाँ आउन सक्दैन।”

सुलेमानको जन्म

24 त्यसपछि दाऊदले आफ्नी पत्नी बेतशेबालाई सान्त्वना दिए। तिनले पत्नीसँग शारिरीक सम्बन्ध पनि स्थापित गरे। बेतशेबा फेरि गर्भवती भइन्। अर्को छोरा जन्माइन्। दाऊदले छोराको नाउँ सुलेमान राखे। परमप्रभुले सुलेमानलाई प्रेम गर्नु भयो।

25 परमप्रभुले अगमवक्ता नातानद्वारा सन्देश पठाउनुभयो, नातानले सुलेमानको नाउँ यददीया राखे। नातानले परमप्रभुको निम्ति यसो गरे।

- दाऊदले रब्बामाथि अधिकार जमाउँछन
 26 रब्बा शहर अम्मोनीहरूको राजधानी थियो। योआबले रब्बामाथि लडाईं गरेर अधिकार जमाए।
 27 योआबले दाऊदकहाँ दूतहरू पठाएर खबर भने, “मैले रब्बा बिस्द्व लडाईं गरे। मैले पानीको शहर जितें।
 28 अब अरु सैनिकहरू ल्याएर रब्बामाथि अधिकार जमाउनुहोस नत्र यदि मैले शहरमाथि अधिकार जमाए भने शहरको नाउँ मेरो आफ्नो नाममा हुनेछ।”
 29 यसैले दाऊदले मानिसहरू भेला पारेर रब्बातिर लागे। तिनले रब्बामा धावा बोलेर आफ्नो अधिकार जमाए।
 30 दाऊदले उनीहरूका राजाको मुकुट झिकिदिए। उक्त मुकुटको ओज न झण्डै एक तोडा* सुनको थियो। त्यसमा बहुमूल्य पत्थरहरू पनि जडित थिए। तिनीहरूले दाऊदको शिरमा उक्त मुकुट पहिर्‍यो। दाऊदले शहरबाट धेरै बहुमूल्य सम्पत्ति हात पारे।
 31 दाऊदले रब्बा शहरदेखि मानिसहरू बाहिर ल्याए। तिनीहरूलाई अरा, गल र बच्चरोहरूले काम गर्न लगाए। ईटाको काम गर्न लगाए। दाऊदले सबै अम्मोनीहरूका शहरमा एउटै व्यवहार गरे। त्यसपछि दाऊद र तिनका फौज यरूशलेम फर्किए।

13

अम्नोन र तामार

- 1 दाऊदका अब्शालोम नामका एका छोरा थिए। अब्शालोमकी सानी बहिनी तामार नामकी थिईं। तामार असाध्यै राम्री थिईं। दाऊदका अर्का एकजना अम्मोन नाउँ गरेको छोरा थियो जसले तामारसँग प्रेम गरेको थियो।
 2 तामार कुमारी थिईं। अम्मोनले उसको कन्यापन भ्रष्ट पार्न सक्छ भन्ने सोचेका थिएनन्। तर पनि अम्मोनले उनलाई साह्रै चाहान्थ्यो। अम्मोनले उनलाई सधैं सम्झिरहने भएकोले आफैँ बिरामी भयो।
 3 अम्मोनका एउटा मित्रको नाउँ योनादाब थियो जो शिमीका छोरा थिए। (शिमी दाऊदका दाजु थिए।) योनादाब साह्रै चलाक थिए।
 4 योनादाबले अम्मोनलाई सोधे, “प्रत्येक दिन तिमी दुब्लाउँदै गइरहेका छौ। तिमी त राजकुमार हौ। खान लाउनुको कुनै अभाव छैन, तर पनि दुब्लाउँदै छौ? मलाई भन त/ किन?”
 अम्मोनले योनादाबलाई भने, “म तामारलाई प्रेम गर्छु। जो अब्शालोमकी बहिनी हुन् तर म तिमीहरूको सौतेलो भाइ हुँ।”
 5 योनादाबले अम्मोनलाई भने, “ओख्यानमा सुत र बिमारीले गरे झैं गर। त्यसपछि तिम्रा पिताजी तिमीलाई हेर्न आउनुहुन्छ। उहाँलाई भन, ‘दया गरी मेरी बहिनी तामारलाई आउन दिएर मलाई खाना खुवाउनु भन्नुहोस। मेरो अगाडि खाना तयार गर्न लगाउनु होस। म त्यो हेर्नेछु र उनकै हातले खाना खानेछु।”
 6 त्यसरी अम्मोन ओख्यानमा लडेर बिमारीले जस्तै गर्न थाले। राजा दाऊद उसका छोरालाई हेर्न आए। अम्मोनले दाऊदलाई भने, “दया गरी तामार बहिनीलाई मेरो कोठा भित्र आउन अनुमति दिनुहोस। दया गरी भनिदिनु होस मेरो अधिलिखर दुइवटा रोटी बनाइदिनुहोस। त्यसपछि म तिनकै हातबाट खान्छु।”
 7 दाऊदले तामारको घरमा दूतहरू पठाए। दूतहरूले तामारलाई भने, “तिम्रा दाइ अम्मोनका घर गएर खाना बनाइदिनु अरे।”
 8 यसकारण तामार अम्मोनको घर गइन्। अम्मोन ओख्यानमा लडिरहेका थिए। तामारले मुखेको आँटा हातमा लिएर थिच्दै रोटी पकाइदिइन्। अम्मोनले हेर्दा हेर्दै तिनीले रोटी बनाइन्।
 9 त्यसपछि तावाबाट रोटी निकालेर अम्मोनलाई भाग लगाइदिन। तर अम्मोनले खान मानेनन्। अम्मोनले आफ्ना नोकरहरूलाई बाहिर जानु भने, यसैले सबै बाहिर गए।

अम्मोनले तामारलाई बलात्कार गर्छ

- 10 तब अम्मोनले तामारलाई भन्छन्, “सुत्ने कोठामा खाना ल्याएर मलाई आफ्नै हातले खुवाइदेऊ।”
 त्यसरी तामारले आफूले बनाएको रोटी लिएर दाइको सुत्नेकोठामा गइन्।
 11 उनले अम्मोनलाई खुवाउन मात्र थालेकी थिइन्, तर अम्मोनले उनको हात समाते। तिनले उनलाई भने, “बहिनी, आऊ मसँग सुत।”
 12 तामारले अम्मोनलाई भनिन्, “होइन, दाजु! मलाई जबरजस्ती नगर्नुहोस। यस्तो लाजमर्दो काम नगर्नुहोस। यस्तो भयानक कार्य इश्राएलमा कहिले हुनेसक्दैन।
 13 यस्तो लाजमर्दो अवस्थाबाट म कहिले पनि मुक्ति पाउने छैन। मानिसहरूले सोच्नेछन् तपाईं एउटा साधारण दूष्ट जस्तै बन्नु भयो। दया गरी राजासँग भन्नुहोस। उहाँले हामी दुवैलाई विवाह गर्न दिनुहुनेछ।”
 14 तर अम्मोन तामारका कुरा सुन्न पटककै राजी भएनन्। तिनी तामारभन्दा बलिया थिए। उसले शारीरिक सम्बन्ध राख्न जबरजस्ती गरे।
 15 त्यसपछि अम्मोनले तामारलाई घृणा गर्न थाले। पहिले जति माया गर्थे त्योभन्दा ज्यादा घृणा गर्नथाले। अम्मोनले तामारलाई भने, “उठेर यहाँबाट गइहाल।”
 16 तामारले अम्मोनलाई भनिन्, “होइन! यसरी मलाई ननिकाल। तिमीले मलाई केही क्षण अधि जे गर्थो त्योभन्दा खराब भएर जानेछ।”
 तर अम्मोनले तामारका कुरा पटककै सुनेनन्।
 17 अम्मोनले आफ्ना नोकरहरू बोलाएर भने, “अहिले नै यस केटीलाई कोठाबाट निकाल! त्यसपछि दैलो बन्द गर।”
 18 अम्मोनका नोकरले तामारलाई निकालेर दैलो बन्द गरिदिए।
 तामारले कन्यकेटीहरूले राजदरवारमा लगाउने लुगा जस्तो लामो बाहुला भएको रङ्गी-बिरङ्गी लुगा लगाएकी थिईन्।
 19 तामारले लगाएका विभिन्न रंगको लुगा च्यातेर टाउकोभरि खरानी दलिन्। अनि टाउकोमा हात राखेर रून् थालिन्।
 20 तब, तामारका दाजु अब्शालोमले तिनलाई भने, “के तेरो दूलो दाजु अम्मोन तँसित थिए? उसले तँलाई चोट पुर्यायो? अब, शान्त हो बहिनी। अम्मोन तँ दाजु हो। अब यी कुरा तेरो हृदयमा नली।” त्यसपछि तामार चुप लागिन्। तिनी अपमानित श्री भई अब्शालोमको घरमा बसिन्।
 21 राजा दाऊदले त्यो कुरा सुनेर साह्रै रिसाए तर दाऊदले तिनको पहिला जम्मेका अतिप्रिय छोरो अम्मोनलाई भड्काउन चाहेनन् यसकारण केही गरेनन्।
 22 अब्शालोमले अम्मोनलाई घृणा गर्नथाले। अम्मोनका बारे राम्रो नराम्रो कुनै कुरै गरेनन् अब्शालोमले। आफ्नी बहिनीलाई अम्मोनले व्यविचार गरेको हुनाले घृणा गरे।

अब्शालोमको प्रतिशोध

- 23 दुइ वर्ष पछि केही मानिसहरू बाल्हासोरमा अब्शालोमका भेडाका ऊन कात्र आए। यस समय अब्शालोमले राजाका सबै छोराहरूलाई निम्त्याए।

* 12:30: एक तोडा प्रायः “75 पाउण्ड” वा “34.5 किलोग्राम।”

24 अशालोमले राजालाई भने, “मैले भेडाको ऊन काट्न केही मानिसहरू बोलाएको छु। दया गरी राजा अनि उसका अधिकारीहरू पनि आइदिनु होस्।”

25 राजाले अशालोमलाई भने, “होइन, छोरा। हामी सबै जाँदौं। यसले तिमीलाई धेरै बोझ हुनेछ।”

अशालोमले अनेक बिनति गरे। दाऊद नजाने नै भए, तर उसले आशीर्वाद दिए।

26 अशालोमले भने, “तपाईं जानु हुँदैन भने मेरा भाइ अमनोनलाई मसँग जानदिनुहोस्।”

राजा दाऊदले भने, “किन उ तिमीसँग जाने?”

27 अशालोमले दाऊदलाई धेरै बिनती चढाएपछि अन्त्यमा दाऊदले अमनोन र अरू छोराहरूलाई जान दिने भए।

अमनोनको हत्या हुन्छ

28 तब अशालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अमनोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अमनोनलाई मारिदिनु। टण्ड पाउने डर नलिनु। मैले आदेश दिएकोले तिमीलाई कुनै सजाय हुनेछैन। अब बलिया र सहासी बन।”

29 अशालोमका जवान सिपाहीहरूले आदेशको पालन गरे। अमनोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे।

दाऊदले अमनोनको मृत्युको खबर सुने

30 राजकुमारहरू शहरमा अझ आइपुगेका थिएनन्। तर राजा दाऊदले घटनाको खबर पाइहाले। तर उसले सुनेको खबर थियो, “अशालोमले राजाका सबै छोराहरूको हत्या गरिदिए। कुनै पनि छोराहरू जीवित छैनन्।”

31 राजा दाऊदले लगाएको लुगा सबै च्यातेर भुँडमा पछारिए। राजाका सबै अधिकारीहरूले पनि आ-आफ्ना लगाएका लुगा च्याते।

32 तर दाऊदका दाज्यू शिमीका छोरा योनादाबले भने, “राजाका सबै छोरा मारिएका छन् भनेर नसोचौं। खालि अमनोन मारिएको हो। अशालोमले जुन दिन अमनोनले आफ्नी बहिनीको व्यवहार गरेको थियो त्यसै दिन देखि योजना बनाएको हो।

33 मेरा मालिक राजा, तपाईं यो नसोचनुहोस् सबै छोरा मारिए। खालि अमनोन मर्यो।”

34 अशालोम भागे।

शहरको पर्खालमाथि एउटा रक्षक उभिरहेका थिए। तिनले धेरै मानिसहरू पहाडको अर्को भागवाट आउँदै गरेका देखे।

35 यसैले योनादाबले राजा दाऊदलाई भने, “हेर्नुहोस्, मैले भनेको कस्तो लाग्यो। राजाका छोराहरू आउँदै छन्।”

36 योनादाबले भन्दा भन्दै राजकुमारहरू आइपुगे। उनीहरू जोड-तोडले स्न लागे। दाऊद र अन्य अधिकारीहरू पनि स्न थाले। तिनीहरू सल्लो रोए।

37 दाऊद प्रत्येक दिन आफ्ना छोरा अमनोनका लागि रुन्थे।

अशालोम भागेर गेशुर गए

अशालोम भागेर अम्मीहृदका छोरा तल्मैकहाँ गए। तल्मै गेशुरका राजा थिए।

38 भागेर गएपछि अशालोम तीन वर्षसम्म गेशुरमा बसे।

39 राजा दाऊदको अमनोनको मृत्यु माथि शोक घट्यो, तर उसले अशालोलाई एकदमै हराए अनि उसलाई अतिनि हेर्न चाहन्थे।

14

योआबले दाऊदकहाँ एउटी ज्ञानी महिला पठाउँछन्

1 सरूयाहका छोरा योआबले राजा अशालोमका बारेमा सल्लो चिन्तित छन् भन्ने थाहा पाए।

2 यसैले योआबले टुकोमाबाट एउटी ज्ञानी महिलालाई लिन भनेर दूतहरू पठाए। योआबले त्यस ज्ञानी महिलालाई भने, “दया गरी सल्लो शोक्ति अस्वस्थको बहना गर। पहिरण पनि त्यस्तै लगाऊ। चिटिकक पर्ने काम छैन। धेरै दिनदेखि आफन्त मरेर रोइहेकी स्त्री छे अभिनय गर।

3 राजाको अघि गएर म जे-जे भन्छु त्यही कुरा गर।” त्यसपछि योआबले त्यस महिलालाई कुरा सिकाए।

4 टुकोबाट आएकी त्यस महिलाले झुकेर भुँइतिर अनुहार पाउँदा राजालाई भनिन्, “महाराज, मलाई दया गर्नुहोस्।”

5 राजा दाऊदले त्यसलाई भने, “तिम्रो के असुविधा छ?”

महिलाले भनिन्, “म विधवा हुँ। मेरा लोग्ने मरे।

6 मेरो दूइजना छोराहरू थिए। दुवैजना एक-दोस्रोमा बाहिर मैदानमा लडाईं लडे। त्यहाँ छुट्याउने कोही थिएनन्। एउटा छोरोले अर्कोलाई मार्यो।

7 अहिले सबै परिवारका सदस्यहरू मेरो विरुद्धमा छन्। तिनीहरू भन्छन्, ‘त्यस हत्यारा छोरोलाई हाम्रो अघि ल्याऊ, हामी। पनि त्यसलाई माछौं। किनभने त्यसले आफ्ना भाइ मार्यो।’ मेरो छोरा घरको बत्ती हो। यदि तिनीहरूले त्यसलाई मारिदिए भने त्यो अन्तिम बत्ती पनि निभ्नेछ। बाबुको सम्पत्तिको हकदार त्यही एउटै त बाँचिरहेको छ। यदि त्यो मारियो भने मेरो पतिको नाउँ यस पृथ्वीबाट नाउँ निशानै मेटिने छ।”

8 तब राजाले त्यस स्त्रीलाई भने, “तिमी घर जाऊ। तिम्रो पक्षमा आदेश दिनेछु।”

9 टुकोमाकी त्यस महिलाले राजालाई भनिन्, “हे मालिक राजा ठीकै छ दोष मलाई नै आबोस्। तर तपाईं र तपाईंको राज्य भने निर्दोष छ।”

10 राजाले भने, “यदि कसैले तिमीलाई केही नराप्नो भन्दैछ भने त्यसलाई मेरो अघि हाजिर गराऊ। त्यसपछि त्यसले तिमीलाई त्यसरी सताउने छैन।”

11 त्यस स्त्रीले भनी, “दया गरी तपाईंले आफ्ना परमप्रभु तपाईंको परमेश्वरको नाउँ लिएर शपथ दिनुस् तपाईंले तिनीलाई रोकि दिनहुनेछ। तिनीहरूले उसकै भाइको मृत्युको बदलामा मेरो छोरोलाई मार्न चाहन्छन्। दया गरेर मलाई बिश्वास दिलाउनुहोस् कि मेरो छोरोलाई तिनीहरूबाट बचाउनु हुनेछ।”

दाऊदले भने, “म तिमीलाई परमप्रभुको जीउंदो नाममा भनिहेरुछु कसैले पनि तिम्रो छोरोलाई चोट पुर्याउन छैन। तिम्रो छोरोको शिरबाट एउटा केश पनि भुँडमा खसे छैन।”

12 त्यस महिलाले भनिन्, “मालिक राजा, मलाई केही कुरा भन्न दिनुहोस्।”

राजाले भने, “भन।”

13 तब स्त्रीले भनिन्, “परमेश्वरका मानिसहरूका विरुद्धमा तपाईंले यो योजना किन बनाउनु भयो? ज्यू जब तपाईं नै यस्तो भन्दै हुनुहुन्छ भने तपाईंने दोषी देखिनु भयो। किनभने तपाईंको छोरो जसलाई घर छोड्न वाध्य गराइएको थियो, उसलाई फर्केर आउनु भनिएको छैन।

14 एक दिन हामी सबै मर्ने नै हौं हामी भुँडमा पोखीएको पानी जस्तै छौं जसलाई कसैले पनि जम्मा गर्न सक्दैन। परमेश्वरले क्षमा दिनुहुन्छ। भागेर जाने मानिसहरूको निम्ति परमेश्वरको योजना छ। उहाँले तिनीहरूले फर्केर आउने भन्ने इच्छा गर्नु हुन्छ।

15 मेरो मालिक राजा, म यति भन्न आएकी हुँ। जस्तो मानिसहरूले मलाई धम्क्याए। म आफैले सोचें, ‘म राजालाई भन्नेछु। हुनसक्छ राजाले मेरो सहायता गर्लान।’

16 मलाई सुनेर राजाले मेरो छोरालाई बचाउनु हुनेछ। परमेश्वरले प्रदान गर्नुभएको कुराहरूबाट त्यो मानिसले हामीलाई बञ्चित गराउने प्रयास गरिरहेकोछ।’

17 म निश्चित थिए कि मेरो राजाको वचनले मलाई सहयोग हुनेछ। कारण तपाईं त परमेश्वरको दूत जस्तै हुनुहुन्छ। तपाईंलाई राम्रो र नराम्रो के हो थाहै छ। परमप्रभु तपाईंका परमेश्वर तपाईंको साथमा रहनु।”

18 राजाले त्यस श्रीलाई जवाफमा भने, “म तिमीलाई एउटा प्रश्न गर्छु, मेरो प्रश्नको उत्तर देऊ।”

त्यस श्रीले भनी, “मेरो परमप्रभु राजा तपाईं तपाईंको प्रश्न सोध्नु होस्।”

19 राजाले भने, “योआबले यी सब भन्नु भनेका थिए तिमीलाई।?”

त्यस महिलाले भनिनु, “मेरा मालिक राजा, तपाईंको शपथ खादै भन्छु, तपाईंले ठिक भन्नुभयो। तपाईंका अधिकारी योआबले मलाई सब सिकाएका हुन्।

20 योआबले त्यसो गर्नुको कारण घटनालाई अर्को प्रकारले तपाईंलाई बुझ्न लगाउनु हो। मेरो मालिक तपाईं परमेश्वरका दूत झैं ज्ञानी हुनुहुन्छ। पृथ्वीमा के हुँदैछ तपाईंलाई सबै थाहा हुन्छ।”

अब्शालोम यरूशलेम फर्कन्छ

21 राजाले योआबलाई भने, “मैले अधिने निर्णय गरी सकेको छु। अब जाऊ अनि अब्शालोमलाई लिएर आऊ।”

22 योआबले बुँझितर अनुहार झुकाए र तिनले राजा दाऊदप्रति आभार व्यक्त गर्दै भने, “आज तपाईं म प्रति खुशी हुनुहुन्छ मैले बुझें तपाईंले मेरो कुरा सुन्नुभयो।”

23 तब योआब गेशर गएर अब्शालोमलाई यरूशलेम लिएर आए।

24 तर राजा दाऊदले भने, “अब्शालोम उसको आफ्नै घर जानसकछ। उ मलाई भेट्न नआवोस्।” यसैले अब्शालोम आफ्नै घर गए। अब्शालोम राजालाई भेट्न जान सकेन।

25 मानिसहरूले अब्शालोमको सुन्दरताको साह्रै प्रशंसा गर्थे। इस्राएलमा अब्शालोम जति सुन्दर अरू कोही थिएन। टाउको देखि पैतालाम सम्मै कतै खोट लगाउने ठाउँ थिएन।

26 प्रत्येक वर्षको अन्तमा अब्शालोमले टाउकोको कपाल काट्थे र तौलन्थे। कपालको ओजन झण्डै 200 शेकेल हुन्थ्यो।

27 अब्शालोमका तीनजना छोराहरू र एउटी छोरी थिए। छोरीको नाउँ तामार थियो। तामार साह्रै सुन्दर थिई।

अब्शालोमले योआबलाई भेट गर्न बाध्य गराउँछ

28 अब्शालोम पूरा दुइ वर्ष यरूशलेममा राजासँग भेट नगरी बसे।

29 अब्शालोमले योआबकहाँ दूत पठाए। दूतहरूले योआबलाई भने अब्शालोमलाई राजासँग भेट गराइ देऊ। तर योआब अब्शालोम कहँ आएनन्। दोस्रो चोटि पनि अब्शालोमले खबर पठाए। तर योआब आउन मानेनन्।

30 त्यसपछि अब्शालोमले नोकरहरूलाई अह्वाए, “हेर, मेरो खेतकै छेउमा योआबको जौको बाली पाकिरहेको छ। गएर त्यसमा आगो लगादेऊ।” यसरी अब्शालोमका नोकरहरू गएर आगो लगाइदिए।

31 योआब अब्शालोमका घर आए। योआबले अब्शालोमलाई भने, “तिम्रा नोकरहरूले मेरो खेतीमा किन आगो लगाए?”

32 अब्शालोमले योआबलाई भने, “मैले तिमीकहाँ खबर पठाएँ मैले तिनीलाई यहाँ आउनु भने। म तिमीलाई राजाकहाँ पठाउन चाहान्थे। म तिमीद्वारा राजालाई सोध्न चाहान्थे मलाई गेशरबाट यहाँ ल्याउ। यो मलाई असल हुने थियो यदि म त्यही भएको भए, मलाई राजासित भेट्न देऊ यदि मैले पाप गरेको भए उसले मलाई मारुन्।”

अब्शालोमले राजा दाऊदको दर्शन गर्छन्

33 तब योआब राजाकहाँ आएर अब्शालोमका सबै कुरा बताउँछन्। राजाले अब्शालोमलाई बोलाउँछन्। त्यसपछि अब्शालोम राजालाई भेट्न आउँछन्। राजाका अधि अब्शालोम झुकेर उभिन्छन्। अनि राजाले अब्शालोमलाई म्वाइ खान्छन्।

15

अब्शालोमले धैरै मित्रहरू बनाउँछन्

1 त्यसपछि अब्शालोमले एउटा रथ र घोडाहरू राख्छन्। जब रथमा सवार गर्थे त्यस बेला 50 जना मानिसहरू आफू अधि हिडाउँथे।

2 बिहानै उठेर अब्शालोम फाटकमा उभिन्थे। अब्शालोमले राजाकहाँ न्यायको निमित्त समस्या लिएर जाने कोही मानिसको निधो लिन्थे। तब अब्शालोमले उक्त व्यक्तिलाई सोध्थे, “कुन शहरको वासिन्दा हुनुहुन्छ तपाईं?” त्यस व्यक्तिले जवाफ दिन्थे, “म फलना-फलना इस्राएलको परिवार समूहबाट आएको हुँ।”

3 तब अब्शालोमले भने, “गर्थे तपाईं आफ्नो मामला जित्रे योग्य हुनुहुन्छ, तर राजा दाऊदले तपाईंहरूको कुरै सुन्दैनन्।”

4 अब्शालोमले यो पनि भन्थे, “अहो, कसैले मलाई यस देशको न्यायधीश नियुक्ति गरिदिएकाे भए म प्रत्येकलाई साँचो न्याय दिनसकथेँ।”

5 अनि यदि कोही पनि एकजना मानिस अब्शालोमको अधि आएर झुकेर अभिवादन गरे भने, अब्शालोमले अधि बढेर साथी जस्तो व्यवहार गरेर हात मिलाउने गर्थे।

6 अब्शालोमले ती कुराहरू प्रयोग गर्थे अनि प्रत्येकलाई म्वाइ खान्थे जो राजा कहँ न्यायको निमित्त आउँद थिए। यसरी अब्शालोमले इस्राएलका प्रत्येकलाई मुख बनाए।

अब्शालोमले दाऊदको राज्य लिने योजना बनाउँछ

7 चार वर्षपछि, अब्शालोमले राजा दाऊदलाई भने, “दया गरी मलाई मैले हेब्रोनको परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गर्न जान दिनुहोस्।

8 मैले त्यो प्रतिज्ञा म गेशरणमा बसेको समयमा गरेको थिएँ। मेरो प्रतिज्ञा थियो, ‘यदि परमप्रभुले मलाई यरूशलेम फिर्ता गराउनु भयो भने म परमप्रभुको सेवा गर्नेछु।’”

9 राजा दाऊदले भने, “शान्तिसित जाऊ।”

अब्शालोम हेब्रोन गए

10 तर अब्शालोमले इस्राएलका सबै परिवार समूहमा गुप्तचर पठाए। ती गुप्तचरहरूले मानिसहरूलाई भने, “जब तिमीहरूले तुरही बजेको सुन्छौ, भन्नु, ‘अब्शालोम हेब्रोनमा राजा भएका छन्।’”

11 अब्शालोमले 200 मानिसहरूलाई तिनको साथ लानलाई आमन्त्रित गरे। ती मानिसहरूले यरूशलेम छोडे अनि तिनीसितै हेब्रोन गए। तर तिनको योजना बारे उनीहरू अनभिज्ञ थिए।

12 अहीतोपेल दाऊदका एकजना सल्लाहकार थिए। अहीतोपेल गीलोह शहरका बासिन्दा थिए। जब अब्शालोमले बलिदान चढाउन पुगे तब गीलोह शहरबाट अहीतोपेललाई पनि बोलाए। अब्शालोमको योजना ठीकसँग कार्यन्वित हुँदै थियो अनि धेरै भन्दा धेरै मानिसहरू तिनको पक्षमा लाग्नुथाले।

दाऊदले अब्शालोमको षडयन्त्र बुझे

13 दाऊदलाई खबर दिन भनेर एकजना मानिस दाऊदकहाँ आए। ती मानिसहरूले भने, “इस्राएलका मानिसहरूले अब्शालोमको नेतृत्वलाई पछ्याउन थालेका छन्।”

14 तब दाऊदले आफूसँग यस्शलेममा छाडीएका अधिकारीहरूलाई भने, “हामी चाँडे जाऊं। यदि भागेनौं भने अब्शालोमले हामीलाई छोड्ने छैन। छिटो गरी यहाँबाट भागौं होइन भने अब्शालोम आइपुग्छ। हामीलाई खतम गर्नेछ। अनि त्यसले यस्शलेमका सबै मानिसहरूलाई मार्नेछ।”

15 राजाका अधिकारीहरूले भने, “तपाईंले जे भन्नुहुन्छ हामी त्यसै गर्नेछौं।”

दाऊद र तिनका मानिसहरू भाग्छन्

16 राजा दाऊद उसको महलमा बसे जति सबैलाई लिएर महलबाट निक्लन्छन्। तर राजाले उसका दश जना उप-पत्रीहरूलाई महलका हेरचाह गर्न राखे

17 राजा आफ्ना मानिसहरूका साथमा हिडे। अन्तिम महलमा पुगेर तिनी रोकिए।

18 त्यहाँ देखि सबै अधिकारीहरू राजाको अधि लागे। (अघाडी 600 गितीहरू राजासित आए।) गातमा उनी बसेको समय देखि त्यहाँ तिनीहरू उनिसँग थिए अनि करेतीहरू र पलेतीहरू राजाको अघाडी गए।

19 राजाले गितीबाट आएका हतैलाई भने, “तिमीहरू किन हामीसँग हिड्दैछौ? फर्केर नयाँ राजा (अब्शालोम) सँग बस। तिमीहरू विदेशी हो। यो तिमीहरूको मातृभूमि होइन।

20 क्षणिक समय अधि तिमीहरू म सँग सामेल हुन आएका हो। अब तिमीहरू मसँग एक ठाउँदेखि अर्को ठाउँ गर्दै घुमिरहनु पर्छ। आफ्ना दाज्य-भाइहरू लिएर फर्क। दया र विश्वास तिमीहरूलाई देखाउनु।”

21 तर हतैले राजालाई भने, “जबसम्म तपाईं परमप्रभु बाच्नुहुन्छ म तपाईंकै साथमा रहने छु। यदि म मर्नु परेता पनि तपाईंसितै मर्नेछु।”

22 दाऊदले हतैलाई भने, “आऊ, हामी किद्रोन बेसी तरौं।”

त्यसकारण सबै इतै र तिनका मानिसहरू अनि तिनीहरूका परिवारहरूले किद्रोन बेसी तेरे।

23 सबै मानिसहरू चिन्चार्दै रहका थिए। राजा दाऊद र तिनका मानिसहरू मरुभूमि अधि बढ्दै जब किद्रोन बेसी तेरे तिनीहरू रोए।

24 सादोक र तिनीसंग भएका लेवीनीहरूले परमेश्वरको करारको सन्दक बोकेका थिए। तिनीहरूले परमेश्वरको पवित्र सन्दकलाई राखे। अनि एबीयातारले मानिसहरूले दाऊदसित यस्शलेम नछाड्नेजेलसम्म प्रार्थना गरे।

25 राजा दाऊदले सादोकलाई भने, “परमेश्वरको पवित्र सन्दकलाई यस्शलेममा नै छोड। यदि परमप्रभु मसित खुशी हुनुहुन्छ भने मलाई यस्शलेम र उहाँको मन्दिरलाई हेर्ने मौका दिनुहुन्छ।

26 तर यदि परमप्रभु मसित खुशी हुनुहुन्छ भने उहाँले मलाई जे पनि गर्नसक्नु हुन्छ।”

27 राजाले पूजाहारी सादोकलाई भने, “तिमी एकजना दृष्ट (अगमवत्ताको अर्को नाम) पनि हो। शान्तसित शहर फर्क। साथमा तिम्रो छोरा अहीमास र एबीयातारका छोरा जोनाथन पनि लैजाऊ।

28 तिमीबाट सुन्नलाई म त्यहाँ पखिरेहनेछु जहाँ मरुभूमि पारि मानिसहरू नदी तर्छन्।”

29 यसैले सादोक र एबीयातारले पवित्र सन्दकलाई यस्शलेममा फिर्ता लगे र त्यही बसे।

दाऊद अहीतोपेलको बिस्दुमा प्रार्थना गर्छन्

30 दाऊद जैतुन डाँडा उक्ले। तिनी रोए। टाउको ढाकेर खाली खुट्टै हिडे। दाऊदका साथमा भएका अन्य मानिसहरूले पनि टाउको ढाके। तिनीहरू पनि रुँदै दाऊदसँग गए।

31 एकजना मानिसले दाऊदलाई भने, “अहीतोपेल त्यो एउटा व्यक्ति हो जसले अब्शालोमसँग षडयन्त्रमा भाग लियो।” तब दाऊदले प्रार्थनामा भने, “परमप्रभु, म भन्दैछु अहीतोपेलको सल्लाह अनुरूपको कार्य विफल होस्।”

32 दाऊद पहाडको चुचुरोमा उक्ले। जहाँ दाऊदले कहिलेकाहीँ परमेश्वरलाई आराधना अर्चना गर्थे। त्यही समय ऐकी हूशै फाटेको कोट अनि टाउकोभरि धुलो हालेर तिनका अधि आए।

33 दाऊदले हूशैलाई भने, “यदि तिमी मसित गयो भने अर्को हेरचाह गर्ने व्यक्ति हुनेछौ।

34 तर यदि तिमी यस्शलेम फर्कियो भने तिमीले अहीतोपेलको सल्लाहलाई विफल पार्न सक्छौ। अब्शालोमलाई भन्नु, ‘राजा म तपाईंको सेवक हूँ। मैले तपाईंको पितालाई सेवा गरे। अब म तपाईंको सेवा गर्नेछु।’

35 पूजाहारी सादोक र एबीयातार पनि तिमी सितै हुनेछन्। राजदरवारमा सुनेका कुरा सबै तिमीहरूलाई बताउने छौ।

36 सादोकका छोरा अहीमास र एबीयातारका छोरा जोनाथन तिनीहरू सितै हुनेछन्। तिमी जे-जे सुन्छौ तिनीहरूद्वारा तिमीले मलाई बुझ्नेदेऊ।”

37 तब दाऊदका साथी हूशै शहर गए। अनि अब्शालोम यस्शलेम पुगे।

16

सीबाले दाऊदलाई भेट्छन्

1 दाऊद जैतुन डाँडाको टापुमा अलिक पर मात्र पुगेका थिए, मपीबोशेतको नोकर सीबाले दाऊदलाई भेटे। सीबासँग जीन लगायत कस्सिका दुइवटा गधा थिए। गधामा 200 रोटी, 100 झुप्पा किसमिस, 100 ग्रीष्मफल र दाखरस लादिएको एउटा मसक थियो।

2 राजा दाऊदले सीबालाई सोधे, “यी चीज किन ल्यायो?”

सीबाले जवाफ दिए, “गधाहरू राजाको परिवारलाई चढनको निम्ति ल्याएको हो। रोटी र ग्रीष्मफलहरू अधिकारीहरूलाई खाना भनेर अनि मरुभूमिमा हिँड्दा जो कमजोरी भएर हिँडन सक्दैनन् तिनीहरूका निम्ति दाखरस ल्याएको।”

3 राजाले सोधे, “मपीबोशेत छै कहाँ छन्?”

सीबाले जवाफ दिए, “मपीबोशेत यस्शलेममा नै बसे। तिनले सोचे, ‘अब इस्राएलीहरूले मेरा पिताका राज्य मलाई दिन्छन्।’”

4 तब राजाले सीबालाई भने, “यही कारणले मेपीबोशेतका जाय जेथा अब म तिमीलाई दिन्छु।”

सीबाले भने, “म तपाईंसँग नतमस्तक छु। मलाई बिश्वास छ म तपाईंलाई सधैं रिझाउनसक्छु।”

शिमीले दाऊदलाई सराफ्छ

5 दाऊद बहरीममा आए। बहरीमबाट शाऊलका परिवारका एकजना मानिस निस्किए। त्यसको नाउँ शिमी थियो, जो गेरका छोरा थिए। शिमीले दाऊदलाई धेरै सराफ्दै आए। लगातार नराप्रो नामले सराफ्दै थिए।

6 शिमीले दाऊद र तिनका अधिकारीहरूलाई ढुङ्गाले हान्न शुरू गरे। तर मानिसहरू र सिपाहीहरूले दाऊदलाई धेरै।

7 शिमीले दाऊदलाई सराफ दिए। उनले भने, “ए हत्यारा, भाग यहाँबाट छिटो भाग।

8 परमप्रभुले तलाई सजाय दिँदैनन्। किन थाहा छ? कारण तैले शाऊलका परिवारलाई मारिस। तैले शाऊलको राजसिंहासन चोरिस। तर अहिले ठीक यस्तो गति हुँदछ तेरो। परमप्रभुले तेरो राज्य तेरो छोरा अब्शालोमलाई दिनुभयो। किन थाहा छ? कारण तँ हत्यारा होस।”

9 सस्यहाका छोरा अबीशिले राजालाई भने, “हे मेरो मालिक राजा यो मेरोको कुकुरले किन तपाईंलाई सराफ्दैछ? दया गरी मलाई उसको टाउको छिनाउन दिनुहोस।”

10 तर राजाले जवाफ दिए, “सस्यहाका छोराहरू किन तिमीहरू मेरो मामलाहरूमा हात हाल्छौ? साँचो हो, शिमीले मलाई सराफ्दै छ। तर सायद परमप्रभुले मलाई सराफ्न उसलाई भन्नु भएको होला। कसले परमप्रभुलाई उहाँले गर्नु भएको विषयमा प्रश्न गर्न सक्छ र?”

11 दाऊदले अबीशिले र सारा नोकरहरूलाई भने, “हेर, मेरो आफ्नै छोरा (अबशालोम) ले मलाई मार्न खोज्दैछ। यो मानिस (शिमी) बिन्यामीन कुल समूहले मलाई मार्न अधिकार ज्यादा प्राप्त गर्छ। उसलाई एकैले रहन देऊ। मलाई मनपरि भन्न देऊ। परमप्रभुले नै त्यसो गर्नु भन्नु भएको हो।

12 यो हुनसक्छ, परमप्रभुले मैले शिमीद्वारा गालि खाएको देखेर म प्रति दया गर्दै राम्रो गर्नुहुन्छ।”

13 यसकारण दाऊद र तिनका मानिसहरू आफ्नो बाटो लागे। तर शिमीले दाऊदलाई पछ्याए। पहाडको बाटोको अर्कोतिर भएर शिमी हिंड्न थाल्यो। यात्राभरि दाऊदलाई गाली गर्दै शिमी हिंडयो। शिमीले दाऊदलाई ढुङ्गा र धूलोले पनि हान्यो।

14 राजा दाऊद र तिनका अनुयायीहरू यर्दन नदी पुगे। राजा र अनुयायीहरू थकित थिए। त्यहाँ तिनीहरूले आराम गरे र आफूलाई थकावट मुक्त पारे।

15 अब्शालोम, अहीतोपेल र अन्य मानिसहरू जो इस्राएलवासी थिए यस्रालेम आए।

16 दाऊदका ऐकी हशै नामक साथी अब्शालोमलाई भेट्न आए। उसले अब्शालोमलाई भने, “राजाको चिरायु होस। राजाको चिरायु होस।”

17 अब्शालोमले सोधे, “तिमी तिम्रा मित्र दाऊदको विश्वासपात्र किन बनेनौ? यस्रालेम छोडेर किन दाऊदसंग गएनौ?”

18 हशैले भने, “म परमप्रभुले छान्नु भएको मानिसका अधीनमा बस्छु। यी मानिसहरू अनि इस्राएलका मानिसहरूले तपाईंलाई छाने। म तपाईंसँगै बस्छु।

19 पहिले मैले तपाईंका पिताको सेवा गरेँ। अब म तपाईंको सेवा गर्नेछु तपाईं दाऊदका छोरा हुनुहुन्छ।”

अब्शालोमले अहीतोपेलबाट सल्लाह लिन्छन्

20 अब्शालोमले अहीतोपेललाई भन्छन्, “कृपया अब हामीले के गर्नु पर्छ भन।”

21 अहीतोपेलले अब्शालोमलाई भने, “तिम्रा पिताजीले उहाँका केही पत्नीहरूलाई आफ्नो घर र खेदेख गर्न छोडनु भएको छ। जाऊ र तिनीहरूसित शारीरिक सम्बन्ध राख। त्यसपछि प्रत्येक इस्राएलीलाई यो थाहा हुनेछ कि तिमीलाई तिम्रा पिताले घृणा गर्छन् भनेर। अनि ती सबै मानिसहरूले तिमीलाई सहयोग पुर्याउन उत्साहित हुनेछन्।”

22 तब अब्शालोमको निम्ति तिनीहरूले महलको छानामा एउटा पाल हाले। अनि अब्शालोमले आफ्ना पिताका रछौटी पत्नीहरूसित शारीरिक सम्बन्ध राखे। सबै इस्राएलीहरूले यो देखे।

23 त्यस समय अहीतोपेलको सल्लाह दाऊद र अब्शालोम दुवैका निम्ति साह्रै महत्वपूर्ण थियो। तिनीहरूले सोचे कि यो त्यति महत्वपूर्णको हो जति परमेश्वरको वचन एउटा मानिसको निम्ति हुन्छ।

17

अहीतोपेलले दाऊदबारे सल्लाह दिन्छन्

1 अहीतोपेलले अब्शालोमलाई भने, “दया गरी मलाई 12,000 मानिस छान्न दिनुहोस। म आज राती नै दाऊदको खेदो गर्छु।

2 जब उ थकेर कमजोर भएको हुन्छ म उसलाई पक्रनेछु। म त्यसलाई धम्काउँछु। तब उसका मानिसहरू सबै भाग्नेछन्। तर म खालि दाऊदलाई मात्र मार्नेछु।

3 त्यसपछि उसका सेनालाई तपाईंको अनुगामी बनाइदिन्छु। यदि दाऊद मरे भने सबै मानिसहरू शान्तिसित तपाईंको पछि आउनेछन्।”

4 यो योजना अब्शालोम र इस्राएलका अगुवाहरूलाई राम्रो लाग्यो।

5 तर अब्शालोमले भने, “अहिले ऐकी हशैलाई बोलाऊ। म उसलाई पनि सोध्छु, उसले के भन्छ सुनौं।”

हशैले अहीतोपेलको सल्लाहलाई खतम पारिदिन्छ

6 हशै अब्शालोम भएकहाँ आए। अब्शालोमले हशैलाई भने, “यो अहीतोपेलको योजना हो। के यो योजनालाई हामी कार्यमा ल्याउन सक्छौ? अथवा सक्दैनौं दया गरेर तपाईंको विचार भन्नुहोस।”

7 हशैले भने, “यस समय अहीतोपेलको सल्लाह ठीक छैन।

8 तपाईंलाई थाहै छ तपाईंका पिता र उहाँसँग भएका मानिसहरू धेरै बलियाछन्। तिनीहरू बच्चाहरू खोसिएका भालू जस्तै हिंस्र छन् तपाईंका पिता निपुण योद्धा हुनुहुन्छ। उहाँ रातभरी सैनिकहरू सित रहनु हुन्।

9 जहाँसम्म उहाँ त कुनै गुफा अथवा अरु कुनै ठाउँमा लुकिस्कुन भयो। यदि तपाईंका पिताजीले तपाईंका मानिसहरू माथि धावा बोल्नुभयो भने मानिसहरूले यो खबर सुन्नेछन्। अनि तिनीहरूले सोच्ने छन्, ‘अबशालोमका अनुयायीहरू हर्दैनन्।’

10 तब सिंह जस्ता सहासी मानिसहरू पनि डराउने छन्। किनभने? इस्राएलका सबै मानिसहरूलाई थाहै छ कि तपाईंका पिता बलिया लडाकु हुन, अनि उनका मानिसहरू धेरै साहसी छन्।

11 “म यो सुझाव दिन्छु: दानदेछि बेर्शासम्मका सबै इस्राएलीहरूलाई भेला गराउनु होस। मानिसहरू समुद्रका किनारका बालुवा जस्तै हुनेछन्। त्यसपछि तपाईं आफै युद्धभूमिमा जानुहोस।

12 हामीले दाऊदलाई लुकेकै ठाउँमा समाउने छौं। दाऊदलाई धेरै सिपाहीहरूको साथमा जाइलानु पर्छ। हाम्रो संख्या भुँइमा खसेको शीतका थोपाहरू जस्तो हुनुपर्छ। हामीले दाऊदलाई उसका मानिसहरूसँगै मार्नु पर्छ। कसैलाई जिउँदो छाड्ने होइन।

13 तर यदि दाऊद कुनै शहरमा भाग्यो भने, सबै इस्राएलीहरूले डोरी ल्याउने छन् अनि हामी शहरको पर्खाललाई बेसीको तल तान्ने छौं एउटा सानो ढुङ्गा सम्म पनि छोडिने छैन।”

14 अशालोम अनि इस्राएलीहरूले भने, “एकी हूँको सल्लाह अहीतोपेलको भन्दा राम्रो छ।” तिनीहरूले किन यसो भन्यो भने यो परमप्रभु कै योजना हो। परमप्रभुले अहीतोपेलको राम्रो सल्लाहलाई नष्ट पारिदिनु भयो। कसरी परमप्रभुले अशालोमलाई सजाय दिनुभयो।

हुशैले दाऊदलाई चेतावनी पठाउँछन्

15 हुशैले ती कुराहरू पूजाहारी सादोक र एबीयातारलाई भने। हुशैले अहीतोपेलको अशालोम र इस्राएलका अधिकारीलाई दिएको सल्लाहबारे भने। हुशैले आफूले दिएको सल्लाहको पनि उल्लेख गरे। हुशैले भने,

16 “दाऊदलाई छिटो खबर पठाऊ। तिनलाई मानिसहरूले जहाँ मस्भूमि पार गर्छन् त्यहाँ नबस्नु भन्नु। चाँडै यर्दन नदी पार गर्नु भन्नु। यदि नदी पार गरे भने राजा र तिनका मानिसहरू समातिने छैनन्।”

17 पूजाहारीका छोरा जोनाथन अनि अहीमास एन-रोगेलमा पछिएका थिए। शहरभित्र आफू नदेख्नु भनेर तिनीहरू चाहान्थे, यसैले एउटी नोकनी तिनीहरूकहाँ आइन् र तिनले खबर दिइन्। तब जोनाथन र अहीमास दाऊदलाई खबर भन्न हिडे।

18 तर एउटा केटोले जोनाथन र अहीमासलाई देखे। त्यो केटो अशालोमलाई भन्न दौँड्यो। जोनाथन र अहीमास चाँडो-चाँडो भागे। तिनीहरू बहरीमका एकजनाको घरमा आइपुगे। जसको आँगनमा एउटा कुवा थियो। जोनाथन र अहीमास कुवाभित्र गए।

19 त्यस मानिसकी पत्नीले च्यादरले कुवा ढाकिदिइन्। तब तिनले त्यो च्यादरलाई अन्नले ढाकिन। कुवा अन्नको राश जस्तो देखिइयो। यसकारण कसैले पनि जोनाथन र अहीमास त्यहाँ लुकेका छन् भनेर सोच्न सकेनन्।

20 अशालोमको नोकर त्यस महिलाको घरमा आएर सोधे, “अहिमास र जोनाथन कहाँ छन्?”

त्यस महिलाले अशालोमको नोकरलाई भनिन्, “तिनीहरूले त खोला तरिसके होला।”

अशालोमको नोकर जोनाथन र अहीमासको खोजीमा अघि बढ्यो। तर तिनीहरूलाई भेट्न सकेनन् यसर्थ अशालोमको नोकर यरूशलेम फर्कियो।

21 अशालोमको नोकर हिडेपछि जोनाथन र अहीमास कुवाबाट निस्किए। तिनीहरू दाऊदलाई खबर भन्न गए। तिनीहरूले दाऊदलाई भने, “छिटो, नदी पार गरिहाल्नु होस्। अहीतोपेलले तपाईंको विरुद्धमा यस्तो योजना बनाएको छ।”

22 तब दाऊद र उसका सबै मानिसहरूले यर्दन नदी तरे सुर्य उदय हुन अघि, दाऊदका मानिसहरू प्रत्येकले यर्दन नदी पार गरे।

अहीतोपेलले आत्महात्या गर्छन्

23 अहीतोपेलले बुझे कि कुनै इस्राएलीले पनि उनको सल्लाह मानेनन्। अहीतोपेल आफ्नो गधामा चढेर आफ्नो शहरको घर गए। परिवारका लागि केही योजना बनाएर आफू पासो लागेर मरे। तिनको मृत्युपछि मानिसहरूले उनैका पिताको चिहानको छेउमा गाडे।

अशालोमले यर्दन नदी पार गरे

24 दाऊद महनैम पुगे। अशालोम र उनका साथमा रहेका इस्राएलीहरू यर्दन नदी पार गरेर गए।

25 अशालोमले आमासालाई सेनाका नयाँ कप्तान बनाए। आमासाले योआबको ठाउँ लिए। आमासा इस्राएली यत्रका छोरा थिए। आमासाकी आमा अबीगेल सरर्याहकी बहिनी नाहाशकी छोरी थिइन्। सरर्या योआबकी आमा थिइन्।

26 अशालोम र इस्राएलीहरूले गिलादमा छाउनी बसाए।

शोबी, माकिर अनि बंजिले

27 दाऊद महनैम पुगे। शोबी, माकिर र बंजिलाइहरू त्यस ठाउँमा थिए। शोबी रब्बाको अमोनी नाहाशका छोरा थिए। माकिरचाहि लोदबारको अमीएलका छोरा थिए। बंजिलाइ गिलादका रोएलीमबाट थिए।

28-29 ती तिनी जना मानिसहरूले भने, “यस मस्भूमिद्वारा जाने मानिसहरू साह्रै थकित र भोक प्यासी छन्।” यसैले तिनीहरूले दाऊद र उनका मानिसहरूका निम्ति धेरै थोक ल्याए। तिनीहरूले ओदुने-ओख्यान, र अन्य भाँडा-कुँडाको बन्दबस्त मिलाइदिए। तिनीहरूले गहुँ, जौ, आँटा, उसिनेको फल, सिमी, सुकेको विजन, मह, नौनी, भेडा अनि गाईको दूधबाट बनेको चिज ल्याइ दिए।

18

दाऊद युद्धको निम्ति तयार हुन्छन्

1 दाऊदले आफ्ना मानिसहरू भने। तिनले ती मानिसहरूलाई नेतृत्व गर्न 1,000 र 100 को माथि कप्तानहरू छाने।

2 दाऊदले मानिसहरूलाई तीन भागमा छुट्याए। अनि दाऊदले मानिसहरू पठाए। योआबको एक तिहाइ सैनिकहरूलाई नेतृत्व गरे। अर्को तीन भागको एक तिहाइ सैनिकहरू योआबका सानो भाइ अबीशिको अधिकारमा थिए अनि तीन भागको अन्तिम तिहाइ ईतैबाटका गित्तिको अधिकारमा थिए।

राजा दाऊदले मानिसहरूलाई भने, “म पनि तिमीहरूसित जानेछु।”

3 तर मानिसहरूले भने, “होइन! तपाईं हामीसित नजानुहोस्। कारण के हो भने, यदि हामी युद्धभूमिबाट विमुख भयौं भने अशालोमका मानिसहरूलाई प्रभाव पर्दैन। यदि हामी आधा नै मर्ने भने पनि त्यति फरक पर्दैन। तर तपाईं 10,000 को संख्याका हामीभन्दा महत्त्वपूर्ण हुनुहुन्छ। तपाईं यही शहरमा बस्नु भए असल हुन्छ। यदि हामीलाई दरकार पर्यो भने सहयोग पुर्याउनुहोस्।”

4 राजाले मानिसहरूलाई भने, “तिमीहरूलाई जे राम्रो लाग्छ म त्यही गर्छु।”

तब राजा द्वारमा खडा भए। फौज अघि बढ्यो। सय र हजारको समूहमा तिनीहरू हिडे।

5 योआब, अबीशे र ईतैलाई दाऊदले आदेश दिए। उसले भने, “मेरो खातिर जवान अशालोम प्रति दयालू भन्नु।” राजाले कप्तानहरूलाई के भने सैनिकहरूले सबै सुने।

दाऊदका सेनाले अशालोमका सेनालाई हराउँछन्

6 दाऊदका सैनिकहरूले अशालोमका इस्राएलीहरूलाई आक्रमण गरे। तिनीहरूले एम्रमको जङ्गलभित्र लडाईं गरे।

7 दाऊदका सेनाहरूले इस्राएलीहरूलाई परास्त गरे। त्यस दिन 20,000 मानिसहरू मारिए।

8 देशभरि युद्ध फैलियो। तरवारले भन्दा ज्यादा मानिस जङ्गलमा मरे।

9 अशालोमले दाऊदका अधिकारीहरूलाई भेटे। अशालोम एउटा खच्चरमा चढेर टाढा भाग्ने चेष्टा गरे। खच्चर बजारको रूखको हाँगाहरू मुनि भाग्यो। त्यो हाँगा मोटो थियो, अशालोमको टाउको हाँगामा अल्झियो। खच्चर लगातार दौडिदियो अनि ऊ जमीन माथि हाँगामा झुण्डिए।

10 एकजना मानिसले यो घटना देखे। उसले योआबलाई भने, “मैले बाजको रूखमा अशालोम झुण्डिरहेको देखे।”

11 योआबले त्यस मानिसलाई भने, “तैले मारे त्यसलाई रूखबाट भुईँमा किन झारिन्छ? म तलाई एउटा पेटी र चाँदीको दश टुका दिने थिएँ!”

12 त्यस मानिसले योआबलाई भने, “यदि मलाई 1,000 चाँदीको टुक्रा दिएको भएता पनि म राजाको छोरालाई केही गर्ने थिइन। कारण राजाले तपाईं अन्वीशेर र इतैलाई भएको आदेश हामीले सुन्थौं। राजाले भनेका थिए, ‘नौजवान अञ्चालोमलाई चोट नपुर्याउनु।’

13 यदि मैले उसलाई मारेको भए राजाले पत्नी लगाउनु हुने थियो। अनि तपाईं, योआबले, मेरो रक्षार्थ हुने थिएन।”

14 योआबले भने, “म यहाँ तैसाँ समय बरबाद गर्दिन।”

अञ्चालोम अझै जीवितै बाजको रूखमा झुण्डिरहेको थिए। योआबले तीनवटा भाला निकालेर अञ्चालोमलाई हाने। भाला गएर अञ्चालोमको मुटुमै रोपियो।

15 योआबका दशजना जवान सिपाही थिए जो योआबका अंगरक्षक हुन। ती दशजना मानिस अञ्चालोमको वरिपरी भेला भएर उसलाई मारे।

16 अञ्चालोमका सेनाहरूलाई नखेदु भन्नाका खातिर योआबले तरही फुके।

17 योआबका मानिसहरूले अञ्चालोमको लाश जङ्गलको ठूलो ठूलोमा पर्याँकिदिए। तिनीहरूले लाश हालेर उक्त ठूलोलाई ढुङ्गाले पुरिदिए। अञ्चालोमका जति पनि इसाएली अन्यायीहरू थिए भागेर घर गए।

18 जब अञ्चालोम जीवित थिए तिनले राजाको बेसीमा एउटा स्तम्भ खडा गरेका थिए। अञ्चालोमले भनेका थिए, “मेरो नाउँ जीवित राख्ने कुनै छोरा छैन।” यसैले तिनले त्यस स्तम्भको नाउँ आफ्नो नाममा राखे। आज पनि उक्त स्तम्भलाई, “अञ्चालोम स्मृति-चिन्ह” भनिन्छ।

योआबले दाऊदलाई समाचार पठाउँछन्

19 सादोकका छोरा अहीमासले योआबलाई भने, “राजा दाऊदलाई खबर दिन मलाई नियुक्त गर्नु होस्। म उहाँलाई परमप्रभुले उहाँको शत्रुलाई नष्ट गरिदिनु भयो भनेर सचना दिन्छु।”

20 योआबले अहीमासलाई जवाफ दिए, “होइन, आज यो खबर लिएर दाऊद कहाँ जाने तिमी एक छैनौ। तिमीले यो खबर राजा भए कहाँ अरू कुनै दिनमा लिएर जाऊ। किन? किनभने राजाका छोरा मारिएका छन्।”

21 तब योआबले कृशबाट आएका मानिसलाई भने, “जाऊ अनि तिमीले जे जति देखेका छौ राजालाई सचना गर।”

कृशीले योआबलाई शिर झुकाएर तब दाऊदलाई खबर दिन दगुरे।

22 तर सादोकका छोरा अहीमासले योआबलाई बिन्ती गरे, “जसरी हुन्छ, दयागरी त्यस कृशीसित समाचार पुर्याउन मलाई पनि पठाउनुहोस्।”

योआबले भने, “यो खबर तँ किन लान्छस्? यो समाचारहरू दिदा तैले कुनै पुरस्कार पाउने छैनस्।”

23 अहीमासले जवाफ दिए, “जसरी भएता पनि म दाऊदकहाँ जान्छु।”

योआबले भने, “ठीक छ, यदि तँ दाऊद कहाँ जान्छस् भने जा।”

तब अहीमास यर्दन बेसी भएर कृशीलाई नाघेर गए।

दाऊदले खबर सुन्छन्

24 दाऊद शहरका दुइ द्वारको बीचमा बसिरहेका थिए। पहरादार पर्खालहरूको द्वारको छप्परमाथि चढे। पहरादारले एउटा मानिस एकलै कुदँदै आइरहेको देखे।

25 पहरादारले चिच्याएर राजा दाऊदलाई भने।

राजा दाऊदले भने, “यदि मानिस एकलै छ भने त्यसले खबर ल्याउँदछ।”

शहरको नजिकै त्यो मानिस आइपुग्यो।

26 पहरादारले अर्को मानिस पनि कुदँदै गरेको देखे। त्यो पहरादारले ढोकेलाई भने हेर त्यो मानिस पनि एकलै कुदेर आइरहेछ।

राजाले भने, “उसले पनि समाचार ल्याइरहेकोछ।”

27 त्यस पहरादारले भने, “मलाई लाग्दछ त्यो पहिला कुदँदै आउने चाहिँ सादोकका छोरा अहीमास हुनुपर्छ।”

राजाले भने, “अहीमास राम्रो मानिस हो। उसले राम्रो खबर ल्याउँदछ।”

28 अहीमासले राजालाई भने, “सबै राम्रै छ।” राजाका अधि शिर झुकाएर अहीमासले भने, “परमप्रभु राजाका परमेश्वरको महिमा गाओ! परमप्रभुले तपाईंको विरोधीलाई हराउनुभयो, मेरो मालिक राजा।”

29 राजाले भने, “नौजवान अञ्चालोम ठीकै छ त?”

अहीमासले जवाफ दिए, “जब मलाई योआबले पठाए, मैले ठूलो उत्साह देखे। तर के भयो मलाई थाहा छैन।”

30 तब राजाले भने, “यहाँ उभ र पर्छ।” अहीमास त्यहाँ उभिएर र पर्छिए।

31 कृशी आए। उनले भने, “मेरा मालिक राजालाई खबर छ। आज परमप्रभुले तपाईंका विरोधीहरूलाई दण्ड दिनुभयो।”

32 राजाले कृशीलाई सोधे, “के अञ्चालोम ठीकै छ त?”

कृशीले जवाफ दिए, “म विश्वास गर्छु जो तपाईंका बिरुद्धमा थिए ती सबैले त्यो जवान केटो (अञ्चालोम)ले पाएको जस्तै सजाय पाउने छन्।”

33 तब राजाले अञ्चालोम मेरे भनेर थाहा पाए। राजा सङ्घै दुःखी भए। ऊ द्वारबाट कोठामा गएर रोए। कोठामा जाँदा रुँदै गए। तिनले भन्दैथिए, “हे मेरो छोरा अञ्चालोम, तिम्रो सट्टामा म मर्नु असल थियो। हे अञ्चालोम, मेरो छोरा, छोरा!”

19

योआबले दाऊदलाई गाली गर्छन्

1 मानिसहरूले योआबलाई खबर सुनाउँछन्। तिनीहरूले योआबलाई भन्छन्, “हेर्नुहोस्, राजा अञ्चालोमको लागि दुःखी भएर रोइरहेकाछन्।”

2 दाऊदका सेनाले त्यस दिन युद्ध जिते। तैरै पनि मानिसहरूलाई उक्त दिन पटककै चैन भएन। कारण मानिसहरूले सुने, “राजा आफ्ना छोराको निम्ति सङ्घै दुःखी छन्।”

3 मानिसहरू चुपचाप शहरमा भित्रिए। पराजित भएर भागेर आएका मानिसहरू जस्तै भए।

4 राजाले अनुहार ढाकेका थिए। हे मेरो छोरा “अञ्चालोम, मेरो छोरा भन्दै राजा जोडजोडले रोइरहेका थिए।”

5 योआब राजाका घरमा आए। योआबले राजालाई भने, “तपाईंले आफ्ना सबै अधिकारीहरूको बेज्जत गर्दैहुनुहुन्छ। हेर्नुहोस्, ती अधिकारीहरूले आज तपाईंको प्राण बचाए। अनि तिनीहरूले तपाईंका छोरा छोरी, पत्नीहरू र नोकर्नीहरूलाई पनि बचाए।

6 जसले तपाईंलाई घृणा गर्थो उसैलाई माया गर्नुहुन्छ। आज तपाईंले तपाईंका अधिकारीहरू र आफ्ना मानिसहरूलाई केही जस्तो नठानेको प्रमाण भयो। मलाई यस्तो लाग्दछ यदि अञ्चालोम चाहिँ बाँचेर हामी सबै मारिएको भए तपाईं खुशी हुनुहुन्थ्यो।

7 अब उठेर तपाईंका अधिकारहरूलाई उत्साहका केही शब्द भन्नुहोस्। म परमप्रभुको शपथ खाएर भन्छु यदि तपाईं झट्टै बाहिर निस्कनु भएन भने रात हुन अघि कसैले पनि तपाईंलाई सहयोग गर्ने छैन। तपाईंको बाल्यकाल देखिको विपत्तीहरूमा सबभन्दा नराम्रो विपत्ती यो हुनेछ।”

8 त्यसपछि राजा शहरको फाटकमा गए। त्यति नै बेला राजा फाटकमा सवारी भए भनेर हल्ला चौरतारि फैलियो। यसैले सबै मानिसहरू राजालाई हेर्न आए। अन्धशालोमका अनुयायी भएका सबै इस्राएलीहरू भागेर घर गए।

दाऊद फेरि राजा भए

9 इस्राएलका सबै कुल र परिवार समूहका मानिसहरूले तर्कबितर्क गरे। तिनीहरूले भने, “राजा दाऊदले हामीलाई पलिशती र अन्य शत्रुहरूबाट बचाए। दाऊद अन्धशालोमको अधिबाट भागे।

10 यसैले हामीले अन्धशालोमको शासन छाँट्यौं। तर अहिले अन्धशालोम मरे। उ यदुमा मारिए। यसर्थ हामीले दाऊदलाई फेरि राजा बनाउनु पर्छ।”

11 राजा दाऊदले पूजाहारीहरू सादोक र एबीयातारकहाँ खबर पठाए। दाऊदले, “यहदाका अधिकारीहरूलाई भने। ‘किन तिमीहरू दाऊदलाई राजसिंहासनमा फेरि बसाउन किन अन्तिम परिवार समूह भयो? हेर, इस्राएलीहरूले राजालाई फर्काएर ल्याउने बारेमा भने, अनि राजाको डेरामा पुगे।

12 तिमीहरू मेरो एउटै परिवार समूहका भाइहरू हो। तिमीहरू मेरो आफ्नै परिवार छौ। तब किन तिमीहरू राजालाई फर्काएर ल्याउने अन्तिम परिवार भयो।’

13 अनि अमासालाई भन, ‘तिमी मेरो कुल समूहका हो। यदि मैले तिमीलाई योआबको स्थानमा सेनाको कप्तान बनाइन भने परमेश्वरले मलाई दण्ड दिनुन।’ ”

14 दाऊदले यहदावासीहरूको हृदयमा स्नेह पाए यसैले तिनीहरूले एउटै मानिसको रूपमा मत प्रकट गरे। यहदाका मानिसहरूले राजालाई खबर पठाए। तिनीहरूले भने, “तपाईं र तपाईंका अधिकारीहरू आउनुहोस्।”

15 तब राजा दाऊद यर्दन नदी आए। यहदाका मानिसहरू गिलगालमा राजालाई भेट्न आए र उहाँलाई यर्दन नदी पारि लगे।

शिमीले राजा दाऊदसँग क्षमा मागे

16 गेराका छोरा शिमी बिन्यामीन परिवार समूहका थिए। तिनी बहुरीममा बस्थे। शिमीलाई राजा दाऊद भेट्न हतार लाग्यो। शिमी यहदाका मानिसहरूसँग आए।

17 झण्डै 1,000 मानिसहरू बिन्यामीन कुल समूहका शिमीसित आए। सीबा शाऊलका नोकर पनि आए। सीबाले 15 छोराहरू र 20 नोकरहरू पनि साथमा ल्याए। यी सबै मानिसहरू यर्दन नदी पुगी राजा दाऊदलाई हेर्न हतारीएका थिए।

18 ती मानिसहरू यर्दन नदी तरेर राजाका परिवार यहदामा फिर्ता गराउन गए। मानिसहरूले राजाले जे चाहन्थे त्यही गरे। जब राजा नदी तर्दैथिए, गेराका छोरा शिमी तिनलाई भेट्न आए।

19 राजाको अधि भूइतिर झुकेर शिमीले भने, “मेरा मालिक, मैले जे गरे त्यसलाई भूल नबुझिदिनहोस्। मेरा मालिक राजा, जब तपाईं यरूशलेम छोडेर जानुभयो मैले गेराका कुकर्महरू नसम्झनुहोस्।

20 मलाई थाहा छ मैले पाप गरे। यही कारणले यूसुफ परिवारबाट तपाईंलाई भेट्ने म पहिलो व्यक्ति हुँ, मेरा मालिक राजा।”

21 तर सरस्याहका छोरा अबीशेले भने, “शिमी जसले परमप्रभुद्वारा चुनिएका राजालाई श्रापे अवश्यै मारु पर्छ।”

22 दाऊदले भने, “सरस्याहका छोरा म तिमीसित के गरौं? आज तिमी मेरो विरुद्धमा छौ। इस्राएलमा कसैलाई पनि मारु हुँदैन। आज म जान्दछु इस्राएलको राजा म हुँ।”

23 तब राजाले शिमीलाई भने, “तिमी मर्ने छैनौ।” राजाले शिमीलाई म तिमीलाई मारिदिन भनि वचन दिए।

मपीबोशेत दाऊदलाई भेट्न जान्छन्

24 शाऊलको नाति मपीबोशेत दाऊदलाई भेट्न आए। राजा गए पश्चात यरूशलेम फर्केर नआइञ्जेल सम्म मपीबोशेतले खुट्टाको वास्ता गरेनन्। दाही जुगा काटेनन् र लुगाफाटा धोएनन्।

25 जब मपीबोशेतले राजालाई यरूशलेममा भेटे राजाले उनलाई भने, “जब म यरूशलेमबाट जाँदै थिए तँ किन मसँग गइनस?”

26 मपीबोशेतले जवाफ दिए, “मेरा मालिक राजा, मेरो नोकरले मलाई झुक्कायो। म लड्छुडो भएको हुनाले मैले मेरो नोकर सीबालाई भनें, ‘गधामा जीन लगाऊ कस म चढेर राजालाई भेट्न जान्छु।’

27 तर मेरो नोकरले मलाई छक्कायो। तिनीहरूले मलाई धोका दिएर तपाईंलाई भेट्न गए अनि तिनले अधि मलाई गाली गरे। तर मेरो मालिक राजा तपाईं त परमेश्वरका दूत जस्तै हुनुहुन्छ तपाईंलाई जस्तो ठीक लाग्छ गर्नुहोस्।

28 तपाईंले मेरा बाजेका सबै सन्तानहरूलाई मारि सक्नु हुन्थ्यो। तर तपाईंले त्यसो गर्नुभएन। तपाईंसँगै टेबलमाखान मलाई स्थान दिनुहुन्छ। यसैले तपाईंलाई गुनासो गर्ने मेरो अधिकार छैन।”

29 राजाले मपीबोशेतलाई भने, “यो भन्दा ज्यादा समस्याहरू मलाई नभन। मैले आदेश दिए: सिबा र तिमीले जमिन भाग गर्नेछौ।”

30 मपीबोशेतले राजालाई भने, “मेरो मालिक राजा, तपाईं शान्तिसित घर फर्कनुभएको नै यथेष्ट छ। जमीन सीबाले नै लगोस्।”

दाऊदले बँजितलाई डाके

31 गिलादीको बँजितले रागलीमबाट आए। तिनी यर्दन नदीदेखि राजासँग आए। उसले राजासितै नदी पार गर्न साथ दिए।

32 बँजितले 80 वर्ष पुगेका साथै बूढ मानिस थिए। दाऊद महत्तैममा भएका बखत राजालाई खाना पिना र अन्य सामानहरू तिनीले जुटाइदिए। बँजितले यो कार्य सजिलै गर्न सक्थे कारण तिनी साथै धनी थिए।

33 दाऊदले बँजितलाई भने, “नदी तरेर मसित आऊ। यही यरूशलेममा मसित बस म ख्याल राख्ने छु भने।”

34 तर बँजि? तले राजालाई भने, “तपाईंलाई थाहा छ म कति वर्ष पुगे? म तपाईंसित यरूशलेम जानसक्छु भनेर तपाईंलाई लाग्छ?

35 म 80 वर्षको मानिस हुँ। म राम्रो र नराम्रो छुट्याउन नसक्ने गरी बूढो भएँ। मलाई खान-पिनको स्वाद थाहा हुँदैन। लोग्ने मानिस र स्त्रीको स्वर छुट्याउन नसक्ने गरी बूढो भएँ। तपाईंले मेरो निम्ति किन दुःख उठाउन चाहानु हुन्छ?

36 तपाईंबाट मलाई कुनै कुरा चाहिएको छैन। म तपाईंसित यर्दन नदी पार गर्छु।

37 तर दया गरी मलाई फर्केर आउनु दिनुहोस्। तब म मेरो आफ्नै शहरमा मर्नेछु र मेरो आमा-बाबुको चिहानहरूको छेउमा गाडिनेछु। तर किमहाम तपाईंको सेवक हुनसक्छ; उसलाई तपाईंसँगै लानुहोस्, मेरो मालिक राजा। तपाईंको इच्छा अनुसार उसलाई उपयोग गर्न सक्नु हुन्छ।”

38 राजाले जवाफ दिए, “किमहाम मसितै फर्कन्छ। तपाईंको खातिर म उप्रति दयालु बन्छु। तपाईंलाई जे पनि म रागु लगाउँछु।”

दाऊद घर फर्कन्छन्

39 राजाले बँजितलाई म्वाइँ खाए र आशीर्वाद दिए। अनि राजा र अरू मानिसहरू नदी पार गए। बरसीले घर फर्किए।

40 राजाले गिलगालको निम्ति यर्दन नदी पार गरे। किमहाम तिनीसितै गए। यहदाका सबै मानिसहरू र इस्राएलका आधा जनताले दाऊदलाई नदी पार गराए।

इसाएलीहरूले यहूदाका मानिसहरूसँग तर्क गर्छन्

41 सबै इसाएलीहरू राजा कहाँ आए, “हाम्रो दाज्यू-भाईहरू यहूदाका मानिसहरूले तपाईंलाई तपाइका सबै मानिसहरूसितै यर्दन नदी पारि गुप्तमा लिएर भागे। किन?”

42 यहूदाका सबै मानिसहरूले इसाएलीहरूलाई जवाफ दिए, “कारण राजा हाम्रा नजिकका नातेदार हुन्। यसको निम्ति तिमीहरू किन रिसाउँछौ? हामीले राजाको खर्चमा खाना खाएका छैनौं। राजाले हामीलाई कुनै उपहार पनि दिएका छैनन्।”

43 इसाएलीहरूले जवाफ दिए, “दाऊदको राज्यको बाह्र भागमा दश भाग हामीसँग छ। यसैले तपाईंहरूको भन्दा बढता अधिकार हाम्रो छ। तर तिमीहरूले हामीलाई ध्यान दिएनौं किन? राजालाई त्याउनु पर्छ भन्ने पहिलो मानिसहरू हामी नै थियौं।”

तर यहूदाका मानिसहरूले इसाएलीहरूलाई नराम्रो जवाफ दिए। यहूदाका मानिसहरूको वचनहरू ती इसाएलीहरूको भन्दा ज्यादा कठोर थियौं।

20

शेबाले इसाएलीहरूलाई दाऊदबाट छुट्टै अगुवाई गर्छन्

1 त्यहाँ बिक्रीका छोरा शेबा नाउँ गरेको दुष्ट प्रवृत्तिका बिन्यामीन कुल समूहका एकजना मानिस थिए। शेबाले तुरुही फुकेर मानिसहरू भेला गर्ने भए। तब उसले भने,

“हामीसित दाऊदको भाग छैन

यिशैको छोरोमा हाम्रो कुनै अंश छैन

इसाएल, हामी सबै घर जाऔं आफ्नो पालमा।”

2 यसैले सबै इसाएलीहरू दाऊदलाई छोडेर बिक्रीका छोरा शेबाकापछि लागे। तर यहूदाका सबै मानिसहरू यर्दन नदी देखि यरूशलेमसम्मै बाटोमा राजाका साथ बसे।

3 दाऊद उनको महल यरूशलेम फर्किएर आए। दाऊदले आफ्ना 10 जना उप-पत्नीहरूलाई महलको हेरचार गर्नका निम्ति छोडेका थिए। तब दाऊदले ती उप-पत्नीहरूलाई विशेष महलमा राखेका थिए। यो घरको सुरक्षा गरिरहन द्वारपालहरू त्यहाँ थिए। ती स्त्रीहरू नमरिञ्जेलसम्म त्यहीं बसे। दाऊदले तिनीहरूका निम्ति भोजनको बन्दोबस्त गरिदिएका थिए, तर शारीरिक सम्बन्ध भने गरेनन्। तिनीहरूले विधुवाको जस्तै जीवन बिताए।

4 राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई तीन दिन भित्र मलाई भेट्नू भन्नु। अनि त्यहाँ तिमी पनि हुने छौं।”

5 अमासाले यहूदाका मानिसहरू भेला गर्न गए। तर राजाले दिएको समयभन्दा ज्यादा लगाए।

दाऊदले अबीशैलाई शेबाको हत्या गर्न अह्राउँछन्

6 दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरा शेबा हाम्रो निम्ति अब्शालोम भन्दा डरलाग्दो हो। मेरा अधिकारीहरूसित शेबालाई फख्याऊ। शहरको पर्खालमा पस्नु भन्दा अघि उसलाई समात। यदि शेबाले सुरक्षित शहरमा प्रवेश गर्थे भने हामीले त्यसलाई भेट्न सक्दैनौं।”

7 यसैकारण योआब अनि अबीशै बिक्रीको छोरा शेबाको पिछा गर्न यरूशलेम छोडे। योआबले आफ्ना साथमा कनेती, पलेती र अरू सिपाहीहरू लगे।

योआबले अमासालाई मार्छन्

8 जब गिबोनका दूला चट्टानमा योआब र तिनका सिपाहीहरू आए, अमासा तिनीहरूलाई भेट्न आए। योआबले आफ्नो पोषाक लगाएका थिए। योआबले पेटी कसेका थिए अनि म्यानमा तरवार भिरेका थिए। जस्तो योआब अमासालाई भेट्न गए त्यस्तै योआबको म्यानबाट तरवार खस्यो। योआबले तरवार टिपेर हातमा लिए।

9 योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?” तब योआबले दाहिने हातले अमासाको दाहीं समातेर म्वाई खान खोजे।

10 अमासाले योआबको देखे हातमा भएको तरवार ख्याले गरेनन्। त्यही मौकामा योआबले तरवारद्वारा अमासाको भुँडी रोपिदिन्छ। अमासाको आन्दा भुँडी भुँडभरि हुन्छ। योआबले अर्कोचोटि रोपन परेन ऊ मरिसकेको थियो।

दाऊदका मानिसहरूले अझै शेबाको खोजी गर्छन्

तब योआब र तिनका भाइ अबीशैले बिक्रीको छोरा शेबाको लगातार खोजी गर्छन्।

11 योआबका एकजना जवान सिपाही अमासाको लाशको छेउमा उभिएका थिए। त्यस जवान सिपाहीले भने, “ज-जसले योआब र दाऊदलाई समर्थन गर्दछौ, तिमीहरू योआबलाई फख्याऊ।”

12 अमासाको शरीर बाटोको बीचमा रगतमा मुछिएर लडिरहेको थियो। त्यस जवान सिपाहीलाई लाग्यो कि अमासाको लाश हेर्न सबै त्यहाँ रोकिए। यसैले उसले लाशलाई बाटोबाट खेततिर पल्टाइदियो। तब उसले यस लाशलाई लुगाले ढाकि दियो।

13 बाटोबाट अमासाको लाश हटाएपछि मानिसहरू योआबको पछि-पछि लागे। योआबलाई भेटेपछि बिक्रीको छोरा शेबाको खोजीमा लागे।

शेबा भागेर आबेल-बेतामाका लाग्छन्

14 बिक्रीको छोरा शेबा सबै इसाएल कुल समूहबाट हुँदै आबेल-बेत-माका तिर लागे। सबै मानिसहरू जम्मा भए अनि शेबाको अनुसरण गरे।

15 योआब र तिनका मानिसहरू आबेल बेत-माका आए। योआबका सेनाले शहरलाई घेरे। तिनीहरूले पर्खालको छेउमा माटो थुपारे, जसद्वारा पर्खाललाई नाग्न सकिनेथ्यो। योआबका मानिसहरूले पर्खालका ढुङ्गाहरू फुटाउन थाले, जसले पर्खाललाई लडाउन सकिनेथ्यो।

16 तर त्यस शहरमा एउटी शानी स्त्री थिई। तिनले याओबलाई शहरभित्रबाट कराइन्। तिनले भनिन्, “मेरो कुरा सुन्नुहोस्, योआबलाई यहाँ आउनु भन। म ऊसित कुरा गर्न चाहन्छु।”

17 त्यस महिलालाई कुरा गर्न योआब गए। त्यस महिलाले योआबलाई भनिन्, “तपाईं नै योआब हुनुहुन्छ?”

योआबले जवाफ दिए, “ज्यू, म नै हूँ।”

तब त्यस महिलाले भनिन्, “मेरो कुरा सुन्नुहोस्।”

योआबले भने, “म सुन्दैछु।”

18 तब त्यस महिलाले भनिन्, “पहिले पहिले मानिसहरू भन्ने गर्थे, ‘आबेल-बेतमा सहायता माग जे जस्तो समस्या पनि हल हुन्छ।’

19 म यस शहरका शान्तिप्रिय र राजभक्त मानिसहरूमध्ये एकजना हूँ। इस्राएलको एउटा महत्वपूर्ण शहर नष्ट गर्ने चेष्टामा छौं। किन तपाईं परमप्रभुको सम्पत्ति नष्ट गर्न चाहानु हुन्छ?”

20 योआबले जवाफ दिए, “होइन, मैले केही नष्ट गर्न चाहिरहेको छैन। मैले तिम्रो शहरलाई पनि नष्ट गर्दिन।”

21 तर एरैमको एकजना मानिस तिप्रो यस शहरमा छ। उसको नाउँ शेबा हो, ऊ बिक्रीको छोरा हो। त्यसले राजा दाऊदको विस्दुमा जाने चेष्टा गर्यो। त्यसलाई मेरो जिम्मा लगाइदेऊ, म शहर छोडिहाल्छु।”

त्यस महिलाले योआबलाई भनिन्, “ठीक छ। त्यसको टाउको पर्खालबाट तपाईंलाई दिइने छ।”

22 तब त्यस महिलाले बुद्धिमान्नी तवरले शहरका सबै मानिसहरूलाई भनिन्। मानिसहरूले बिक्रीको छोरा शेबाको टाउको छिनाए। त्यसपछि पर्खालबाट शेबाको टाउको योआबको निम्ति हत्याइदिए।

त्यसपछि योआबले तरही फुके अनि सेनाहरूले शहर छोडे। सिपाहीहरू घर गए, अनि योआब यरूशलेममा राजाकहाँ गए।

दाऊदका अधिकारीबर्ग

23 योआब इस्राएली सेनाका कप्तान थिए। यहोयादाका छोरा बनायाहाले करेती र पलेतीहरूका सेनापति थिए।

24 अदोनिराम ती कठिन काम गर्न बाध्य गरिएका मानिसहरूका नाईके थिए। अहीलूदका छोरा यहोशापात इतिहासकार थिए।

25 शेबा सचिव थिए। सादोक र एबीयातार दुवै पूजाहारी थिए।

26 अनि याइरी ईराचाहि दाऊदका मुख्य सल्लाहाकार थिए।

21

शाऊलको परिवारलाई सजाय हुन्छ

1 दाऊद राजा भएको समयमा अनिकाल लाग्यो। यस्तो भोकमारी तीन वर्षसम्म रह्यो। दाऊदले परमप्रभुलाई प्रार्थना गरे अनि परमप्रभुले जवाफ दिनु भयो। परमप्रभुले भन्नु भयो, “शाऊल र तिनका परिवार हत्या हुनाले गर्दा यस्तो परिस्थिति झेलनु परेको हो। शाऊलले गिबोनीहरू मारेकोले गर्दा यो अनिकाल लागेको हो।”

2 (गिबोनीहरू इस्राएली थिएनन्। तिनीहरू त अमोरीहरू समूहका थिए। इस्राएलीहरूले गिबोनीहरूलाई केही घात नगर्न वचन दिएका थिए। तर शाऊलले गिबोनीहरूलाई मार्न चाहे कारण थियो शाऊलको इस्राएली र यहूदाप्रति ज्यादा झुकाव।)

राजा दाऊदले गिबोनीहरूलाई भेला गराए र कुरा गरे।

3 दाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?”

4 गिबोनीहरूले भने, “शाऊलका परिवारले गरेको कार्यको मूल्य चुकाउने त्यति सुन चाँदी छैन। अनि हामीलाई कुनै पनि मानिसको हत्या गर्ने अधिकार छैन।”

दाऊदले भने, “ठीक छ, म तिमीहरूको निम्ति के गर्नसक्छु?”

5 गिबोनीहरूले राजा दाऊदलाई भने, “शाऊलले हाम्रो बिस्दु योजना बनायो। इस्राएलमा बग्ने हाम्रा सबै मानिसहरूलाई खतम गर्न चाहेको थियो।

6 दया गरि शाऊलका सातै छोराहरू हामीलाई दिनुहोस। शाऊल परमप्रभुले छान्नु भएको राजा थिए। यसैले हामी उसका छोराहरूलाई शाऊलको गिबा पर्वतमा परमप्रभुको अगाडि झुग्डाउँछौ।”

राजा दाऊदले भने, “ठीक छ, म तिनीहरू तिमीलाई सुम्पिदिनेछु।”

7 तर राजाले जोनाथनको छोरा मपीबोशेतलाई बचाए। जोनाथन शाऊलका छोरा थिए। परमप्रभुको साक्षी राख्दै दाऊदले जोनाथनलाई वचन दिएका थिए। यसैले राजाले मपीबोशेतलाई तिनीहरूबाट आघात पार्नबाट बचाए।

8 दाऊदले आरमोनी र मपीबोशेत* तिनीहरूलाई सुम्पिए। तिनीहरू शाऊलका र रिशपाका छोराहरू थिए। शाऊलकी एउटी छोरी मेराब नाउँकी थिई। महोलाका बंजितका छोरा अद्रीएलसँग शाऊलकी उक्त छोरीको विवाह भएको थियो। यसैले दाऊदले मेराब र अद्रीएलका पाँच जना छोराहरू लिए।

9 दाऊदले यी सातैजनालाई गिबोनीहरूलाई दिए। गिबोनीहरूले ती सातैजनालाई गिबा पर्वतमा परमप्रभुको अघि फाँसी दिए। ती सातैजना सँगै मेरे। जौको फसल काट्नुभन्दा एक दिन अघि उनीहरूलाई मारियो।

दाऊद र रिशपा

10 रिस्पा, एयाङ्की छोरीले भाडरा आफ्नै निम्ति चट्टानमाथि राखिन्। भाडरा चट्टानमाथि फसल काटिने शुरू देखि लिएर वर्षाको शुरू नहुञ्जेल सम्म बसिन्। रिशपाले रात दिन मृत्यु शरीरको ख्याल गरिन्। दिन समयमा कुनै चराहरूलाई लाशको छेउमा आउँन दिइन् र रातमा पनि तिनले जड्गली जनावरहरूलाई लाशको छेउमा आउँन दिइन्।

11 मानिसहरूले दाऊदलाई रिशपाको यस्तो गति-विधिमाथि सबै जानकारी गराए।

12 तब दाऊदले याबेश गिलादको मानिसहरू शाऊल र जोनाथनका हड्डीहरू ल्याए पछि याबेशक मानिसहरूले तिनीहरूको शरीर बेत-शानका सार्वजनिक ठाउँबाट चोर ल्याए, (जहाँ पलिशतीहरूले शाऊल र जोनाथनलाई मारे पछि गाल्बिम झुग्डाएका थिए।)

13 दाऊदले याबेश गिलादबाट शाऊल र जोनाथनका हड्डीहरूल्ल्याए। जो सातजना झुग्डायाइएका थिए उनीहरूका लाशहरू पनि पाए।

14 बिन्यामीन क्षेत्रमा शाऊल र जोनाथनका हड्डीहरू तिनीहरूले गाडे। शाऊलका पिता किशको चिहानको नजिक सुरूडमा मानिसहरूले गाडे। राजाको आदेश अनुसार तिनीहरूले काम गरे। तब परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुभयो।

पलिशतीहरूसँग युद्ध

15 पलिशतीहरूले इस्राएलसँग अर्को युद्ध शुरू गरे। दाऊद र तिनका मानिसहरू पलिशतीहरूसँग युद्ध गर्न गए। तर दाऊद साह्रै कमजोर र थकित थिए।

16 इशबि-बेनेब रपाईम जातिक थिए। इशबि-बेनेबको भालाको ओज 300 शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्नै कोशिश गर्यो।

17 तर सूर्योदयका छोरा अबीशैले त्यस पलिशतीलाई मारेर दाऊदको ज्यान बचाए।

तब दाऊदका मानिसहरूले दाऊदसँग प्रितिज्ञ गरे। उनीहरूले तिनलाई भने, “तपाईं अबदेखि हामीसँग युद्ध गर्न जानुहुने छैन। यदि जानुभयो भने, इस्राएलले साह्रै ठूला नेता हराउने छन।”

18 पछि, अर्को एउटा युद्ध गोबमा पलिशतीहरूसँग भयो। हशाका सिबबकैले त्यहाँ एउटा रपाईम वंशी सफको हत्या गरे।

19 फेरि पछि गोबमा पलिशतीहरूसँग युद्ध भयो। बेतलेहेम याइर गिबका छोरा एलहानले गातको गोल्थत गितिका भाई लहमीलाई मारे उसको भाला जुलाहाको लुगा बुन्ने डण्डा जत्रो ठूलो थियो।

* 21:8: मपीबोशेत यो जोनाथनका छोरा नभए अरु नै कोहीव्यक्ति हो।

20 गातमा अर्को युद्ध भयो। त्यहाँ एउटा ठूलो मान्छे थियो। त्यस मान्छेको दुवै हातमा 6-6 वटा औंला थिए र खुट्टामा पनि 6-6 वटा औंला गरेर जम्मा 24 औंला थिए। त्यो मानिस पनि रिपाइम वंशकै थियो।

21 त्यो मानिसले इझाएल्ललाई धम्की दियो र तिनीहरूको खिल्ली उडायो। तर जोनाथनले त्यस मानिसको हत्या गरे। (जोनाथन चाहिँ दाऊदका भाइ शिमीका छोरा थिए।)

22 यी चारैजना मानिसहरू गातको रपाईमका थिए। तिनीहरू दाऊद र तिनका मानिसहरूद्वारा मारिए।

22

परमप्रभुप्रति दाऊदको स्तुति गीत

1 परमप्रभुले दाऊदलाई शाऊल र तिनका अन्य शत्रुहरूबाट सुरक्षित राख्नभएको बेला दाऊदले गाएको स्तुति गीत यस्तो छ।

2 परमप्रभु मेरो चटान मेरो किल्ला मेरो निर्भयस्थल हुनुहुन्छ।

3 उहाँ नै मेरो परमेश्वर, मेरो बचाउको निम्ति म चटानमा दौडन्छु, परमेश्वर मेरो सुरक्षा कवच।

उहाँको परमशक्तिले मलाई बचाउँछ।

परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ,

मेरो सुरक्षाको स्थान र मेरो उच्च टाकुरा हुनुहुन्छ,

निर्दयी शत्रुहरूबाट मलाई बचाउनुहुन्छ।

4 तिनीहरूले मेरो खिल्ली उडाए

तर मैले सहायताको निम्ति परमप्रभुलाई पुकारे,

अनि म मेरा शत्रुहरूबाट सुरक्षित रहें।

5 मेरा शत्रुहरूले मलाई मान् पछिरेका छन्। मृत्युको छालहरू मेरा वरिपरि छन्।

धेरै बाढले म खल्बलिएँ विपत्तिले मलाई व्याकुल बनायो। बाढीले मलाई मृत्यु स्थानमा लगिरहेको थियो।

6 चिहानको साङ्गलोलो म बेहिए

मृत्युको पासो मेरो अधिल्लिर पर्यो

7 हो, मैले परमप्रभुलाई पुकारेँ जब म खतरामा थिए,

मैले परमेश्वरलाई पुकारेँ। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थ्यो।

उहाँले मेरो आवाज सुन्नु भयो।

मेरो सहायताको चिच्याई उहाँले सुन्नु भयो।

8 पृथ्वी हल्लियो, भुईँचालो गयो

आकाशको आधार हल्लियो किन?

किनभने परमप्रभु रिसाउनु भएको थियो।

9 परमेश्वरको नाकबाट धूर्वाँ निस्क्यो

मुखबाट बलिरहेको ज्वाला निस्क्यो

उहाँबाट आगोको भुङ्गो निस्क्यो।

10 परमप्रभु आकाश च्यातेर तल आउनुभयो!

उहाँ बाक्लो कालो बादलमा उभितुभयो!

11 उहाँ उड्ने द्रुतहस्ताथि

हावामा उडिरहनु भएको थियो।

12 परमप्रभुले कालो बादललाई तम्बु जस्तै आफूलाई बेनुभयो

उहाँले बाक्लो बादलबाट पानी जम्मा गर्नुभयो।

13 उहाँको अधि

बल्दै गरेको आगो जस्तै बन्ती बाल्यो।

14 परमप्रभु स्वर्गबाट गर्जनु भयो!

र अति उच्च परमेश्वरको चर्को स्वर सुनियो।

15 परमप्रभुले आफ्ना काँडहरू हान्नुभयो र आफ्ना शत्रुहरूलाई छरपस्ट पारिदिनुभयो।

परमप्रभुको चट्याङद्वारा मानिसहरू सङ्घै डराए।

16 परमप्रभु, तपाईं जोडले बोल्नुहुँदा शक्तिशाली हावा तपाईंको मुखबाट बह्यो

र पानी जति सबै पन्छियो,

यसैले हामीले समुद्रको फेदलाई देख्छु

र धर्तीको आधारलाई देख्छु सकने भयौं।

17 परमप्रभुले मलाई सहायता गर्न माथिबाट तल आइपुगनुभयो

परमप्रभुले गहिरो पानीबाट समातेर मलाई बाहिर निकाल्नु भयो।

18 मेरा शत्रुहरू मभन्दा बलिया थिए तिनीहरूले मलाई घृणा गर्थे मेरो लागि शत्रुहरू बलिया थिए,

यसैले परमेश्वरले मलाई बचाउनुभयो।

19 म विपत्तिमा थिएँ अनि मेरा शत्रुहरूले मलाई हमला गरे।

तर परमप्रभुचाहिँ मेरो पक्षमा त्यहाँ हुनुहुन्थ्यो!

20 परमप्रभुले मलाई माया गर्नुहुन्छ यसैले उहाँले मलाई बचाउनु भयो।

उहाँले मलाई सुरक्षित स्थानमा पुर्याउनु भयो।

- 21 परमप्रभुले मलाई पुरस्कृत गर्नुहुन्छ कारण मैले सत्यकार्य गरेँ मैले कुनै नरात्रो कार्य गरिन, यसैले उहाँले मलाई राम्रै गर्नुहुन्छ।
- 22 के कारण मैले परमप्रभुको आज्ञा पालन गरेँ भने, परमेश्वरको बिस्दु मैले पाप गरिनँ।
- 23 म सधै परमप्रभुको निर्णयलाई ध्यान दिन्छु म उहाँको नियमलाई पालन गर्छु।
- 24 उहाँको अधि म पवित्र र निर्दोष रहन्छु।
- 25 यसैले परमप्रभुद्वारा म पुरस्कृत हुनेछु। किन? किनभने मैले ठिकबाहेक केही गरिन! उहाँले देख्नुहुन्छ, मेरा राम्रा कार्यहरू यसैले उहाँले मेरो भलाई गर्नुहुन्छ।
- 26 यदि कसैले तिमीलाई साँच्चै प्रेम गर्छ तब तिमीले पनि उसलाई साँच्चो प्रेम देखाउनु पर्छ। कोही व्यक्ति तिम्रो निम्ति बिश्वासी छ भने तिमी पनि तिनीहरूमा बिश्वासी रहने छौ।
- 27 परमप्रभु, तपाईं असल र पवित्र हुनुहुन्छ जो साँच्चै असल र पवित्र हुनेको निम्ति तर जो खराब छ उसको निम्ति तपाईं चतुर हुनुहुन्छ।
- 28 परमप्रभु, तपाईंले दीन दिन मानिसहरूको सहायता गर्नुहुन्छ तर अहङ्कारीको धञ्जी उडाउनुहुन्छ।
- 29 परमप्रभु, तपाईं मेरो आलोक परमप्रभुको ज्योतिले मेरा अँध्यारो भाग्नेछ।
- 30 तपाईंको सहयोगले परमप्रभु म सिपाहीहरूसित दौडन सक्छु परमेश्वरको सहायताले म शत्रुहरूको किल्ला र पर्खाल नाघनसक्छु।
- 31 परमेश्वरको बाटो ठीक छ परमप्रभुको वचनको कसी लगाइयो उहाँलाई फछ्याउने मानिसहरूको रक्षा गर्नुहुन्छ।
- 32 परमप्रभु भन्दा अर्को ईश्वर छैन हाम्रा परमप्रभु भन्दा अर्को सुरक्षित स्थान कतै छैन।
- 33 परमेश्वर नै मेरो बलियो किल्ला हुनुहुन्छ। उहाँले पवित्र मानिसहरूको सहायता गर्नुहुन्छ जो उहाँको बाटोमा हिँड्छन।
- 34 परमेश्वरले जरायो दौडिएको गतिमा मलाई सहायता गर्नुहुन्छ। उहाँले उच्च स्थानहरूमा मलाई दृढ बनाउनु हुन्छ।
- 35 परमेश्वरले मलाई युद्धको तालिम दिनुहुन्छ यसैले मेरा हातले काँसको धनु झुकाउँनसक्छु।
- 36 परमेश्वर, तपाईंले मलाई रक्षा गर्दै विजयी तुल्याउनु हुन्छ मेरो शत्रुलाई पराजय बनाउनु हुन्छ।
- 37 मेरा गोडा बलिया बनाई कुनै धरमर नगरी बेस्सरी दौडनसक्छु।
- 38 म मेरा शत्रुहरूलाई नष्ट नगरीञ्जेल सम्म फर्केर आउँदिन!
- 39 मैले शत्रु नष्ट पारे। तिनीहरूलाई हराएँ!
- तिनीहरू फेरि उठ्न सक्दैनन् मेरा शत्रुहरू मेरा शरणमा परे।
- 40 परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो तपाईंले शत्रुहरूलाई मेरो समक्ष भगाउनुभयो।
- 41 तपाईंले मलाई शत्रुको गर्दनमा हान्ने मौका दिनुभयो, अनि मैले छिनाएँ।
- 42 मेरा शत्रुहरूले सहायताको अपेक्षा राखे तर तिनीहरूले कुनै सहायता पाएनन् तिनीहरूले परमप्रभुतिर पनि आशा गरे तर कुनै जवाफ पाएनन्।
- 43 मैले शत्रुलाई धूलोपिटो हुनेगरी ठटाएँ तिनीहरू धूलो जस्तै भुँइमा परे गल्लीको हिलो टेके जस्तै मैले तिनीहरूलाई किचिमिची पारे।
- 44 तपाईंले मेरो बिस्दु उठेका मानिसहरूबाट मलाई बचाउनु भयो। तपाईंले मलाई राष्ट्रको शासक बनाउनु भयो।

- मैले नचिनेका मानिसहरूले पनि अहिले मेरो सेवा गर्दछन्।
 45 विदेशी मानिसहरूले मलाई मान्छन्! जब तिनीहरूले मेरो आदेश सुन्छन्,
 तिनीहरूले आज्ञा गरिरहाल्छन्। विदेशीहरू मसित डराउँछन्।
 46 विदेशीहरू डरले कमजोर हुनेछन्।
 लुकेका ठाउँबाट डरले काम्दै बाहिर निस्कन्छन्।
 47 परमप्रभु जीवित हुनुहुन्छ; म मेरो चटानको स्तुति गाउँछु
 परमेश्वर उच्च हुनुहुन्छ।
 उहाँ नै मेरो चटान अनि मेरो रक्षक हुनुहुन्छ।
 48 उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले मेरा शत्रुहरूलाई दण्डित तुल्याउनुहुन्छ
 मानिसहरूलाई मेरा शासनको अधिनमा राख्नुहुन्छ।
 49 परमेश्वर, तपाईंले मलाई शत्रुबाट बचाउनु भयो! जो मेरो बिस्दुमा उठे,
 तिनीहरूलाई पराजित गराउन मलाई सहयोग पुर्याउनु भयो
 निर्दयीहरूबाट मलाई बचाउनु भयो।
 50 परमप्रभु, यही कारणले म राष्ट्रको बीचमा तपाईंको गुण गाउँछु
 यही कारणले म तपाईंको स्तुति गीत गाउँछु।
 51 परमप्रभुले उहाँको राजालाई विजयी गराउन सहायता गर्नुहुन्छ।
 परमप्रभुले चुन्नु भएको राजालाई प्रेम गर्नुहुन्छ।
 उहाँ दाऊद र तिनका सन्तानप्रति सदा-सर्वदा दयालु हुनुहुन्छ।

23

दाऊदका आखिरी वचनहरू

1 यी दाऊदका अन्तिम वचनहरू:

- “यिनै यिश्का छोरा दाऊदको सन्देश हो यो।
 यो सन्देश तिनको हो-जसलाई परमेश्वरले महान बनाउनुभयो,
 जो याकूबको परमेश्वरद्वारा छानिएका राजा
 जो इस्राएलको मधुर गीतका गायक।
 2 परमप्रभुको आत्माले मद्वारा बोल्नु भयो।
 उहाँका वचनहरू मेरो मुखमा थिए।
 3 इस्राएलको परमेश्वरले भन्नु भयो।
 इस्राएलको चटानले मलाई भन्नुभयो,
 ‘जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ,
 जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ,
 4 त्यस्ता व्यक्ति हुनेछ संयोदय जस्तै;
 बादल नभएको बिहान जस्तै;
 पानी परेपछिको घाम जस्तै;
 जुन पानीले धर्तीमा कलिला घाँस उमाउँ।’
 5 “परमेश्वरले मेरा परिवारलाई शक्तिशाली र सुरक्षित बनाउनुभयो।
 उहाँले मसँग सधैंको निम्ति करार गर्नुभयो।
 परमेश्वरले त्यो करार अनुमोदन गर्नु भयो
 र राम्रो बनाउनु भयो।
 अनि उहाँले मलाई विजय दिनुहुन्छ।
 म जे इच्छा गर्छु उहाँले त्यही पुर्याइदिनु हुन्छ।
 6 “तर दुष्ट मानिसहरू काँढा जस्तै हुन्
 मानिसले काँढा समात्दैनन्
 बरू कतै फर्काइन्छन्।
 7 यदि कसैले त्यसलाई छोयो भने
 त्यसले भालाले जस्तै घोच्छ
 त्यो भाला काठको होस कि फलामको
 साँच्चे ती मानिसहरू काँढा जस्तै हुन्।
 तिनीहरूलाई आगोमा फर्काइन्छ र जलेर खारानी बन्छन्।”

तीन वीरहरू

- 8 तहकमोनि योशैब्वशबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन्:
 दाऊदका योशैब्वशबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्वशबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे।

9 दोस्रो अहोहीबाट दोदोका छोरा एलाजार थिए। तीनजना वीरहरू मध्ये एलाजार एकजना थिए। तिनी दाऊदसित थिए जब तिनीहरूले पलशतीहरूलाई मुकाबिला गरेका थिए जो युद्धका निम्ति जम्मा भए तर इस्त्राएली सैनिकहरू पछि हटे।

10 एलाजारले आफू नथाकुन्जेल पलशतीहरूसँग सामना गरे। तिनले हातमा तरवार मुठ्याएर लडी नै रहे। परमप्रभुले त्यस दिन इस्त्राएलीहरूलाई ठूलो विजय गराइदियो भयो। एलाजार एकलैले विजय प्राप्त गरेपछि मानिसहरू आएका थिए, र आउनुको एक मात्र कारणचाहि एलाजारले मारेका शत्रुपक्षका सेनाहरूबाट मालसमान लुट्नु मात्र थियो।

11 अर्को थिए हार निवासी आश्रीका छोरा शम्मा। पलिस्तीहरू एकबद्ध भएर लडन आएका थिए। दालको खेतमा युद्ध लडे पलशतीहरूले। पलशतीहरूले मानिसहरूलाई भगाए।

12 तर शम्मा खेतको मध्यभागमा उभिएर सामना गरे। तिनले पलशतीहरूलाई हराए। त्यस दिन पनि परमप्रभुले इस्त्राएलीहरूलाई ठूलो विजय गराउनुभयो।

13 एकपल्ट, दाऊद अदूलाकको ओढारमा थिए अनि पलशती सैनिकहरू चाहिँ तल रपाईंम बेंसीमा थिए। दाऊदका तीस वीर सैनिकहरूमध्ये तीन जनाचाहिँ घस्रिँदै दाऊद भएको गुफामा आए।

14 अर्को एकचोटि, दाऊद किल्लामा थिए अनि एकसमूह पलशती सैनिकचाहिँ बेतलेहेममा थिए।

15 दाऊदले उसको शहरको पानी पिउनलाई एकदमै इच्छा गरे। दाऊदले भने, “म आशा गर्छु कसैले मलाई बेतलेहेम शहरनछेऊको इनारबाट खाने पानी ल्याइदिओस् भन्ने इच्छा गर्छु।”

16 तर ती तीन वीरहरू पलशती फौजको सामना गर्दै अघि बढे र बेतलेहेम शहरको फाटक छेउमा भएको इनारबाट पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले उक्त पानी खान मानेनन्। तिनले परमप्रभुलाई चढाएको पानी जस्तै भुईँमा घोप्टाए।

17 दाऊदले भने, “परमप्रभु, म यो पानी खान सकिँदैन। यदि यो पानी खाँ भने, जसले प्राणको वास्ता नगरी पानी ल्याए, उनीहरूको रगत खाएको बराबर हुन्छ।” यही कारणले दाऊदले उक्त पानी खान चाहेनन्। यस्तै धेरै बहादुरीपूर्ण कामहरू गरेका थिए ती तीनजना वीरहरूले।

अरू बहादुर सैनिकहरू

18 सरूयाहाका छोरा, योआबका भाइ अबीशे थिए अबीशे तीसजना वीरहरूका अगुवा थिए। अबीशेले आफ्नो भाला प्रयोग गरेर 300 शत्रुहरूलाई मारे।

19 ती 30 जना वीरहरू मध्ये अबीशे सब भन्दा प्रसिद्ध भए। तिनीहरूका नेता भए यद्यपि तिनीहरू तिनमा बराबरी ख्याति हुन सकेन।

20 यहेयादाका छोरा बनायाह पनि एकजना शक्तिशाली मानिस थिए। उनी कब्सेलवासी थिए। बनायाहले धेरै ठूला ठूला बहादुरी कार्य गरेका थिए। बनायाहले योआबको अरियलका दुइजना छोरालाई मारेका थिए। बनायाहले एउटा सिंह मारेका थिए। हिउ परेको समयमा सिंह एउटा जमिन भित्रको खाडलमा थियो।

21 बनायाहले एउटा ठूलो शरीर गरेको मिश्री सेनालाई मारे। मिश्रीको हातमा भाला थियो। तर बनायाहको हातमा एउटा लौरो थियो। बनायाहले त्यस मिश्रीको हातबाट भाला खोसे अनि त्यही भालाले त्यो मिश्रीलाई मारे।

22 यहेयादाका छोरा बनायाहले यस्ता धेरै बहादुरीपूर्ण कार्य गरे। बनायाह पनि ती तीनजना वीरहरू जस्तै थिए।

23 बनायाह त अझ ती तीसजना वीरहरूभन्दा ज्यादा प्रसिद्धि थिए। तर पनि उनी ती तीनजना वीरहरूका सदस्य बनेनन्। बनायाहलाई दाऊदले आफ्ना अंगरक्षक कमान बनाए।

तीसजना वीरहरू

24 योआबका भाइ असाहेल ती तीस जना वीरहरूमध्ये एक थिए। ती तीस जना वीरहरूको समूहमा अन्य वीरहरू यसप्रकारका थिए:

बेतलेहेमका दोदोका छोरा एल्हानान,

25 हेरोदाका शम्मा,

हेरोदका एलीका,

26 बेतपेलेतका हेलेस,

तकोइका इक्केशका छोरा ईरा,

27 अनातीतका छोरा अबीएजेर,

हुशातका मबून्ने,

28 अदोही सल्मोन,

नतोपाका महेर,

29 नतोपाका बानाका छोरा हेलेब,

गिबाका बिन्यामीन परिवार समूहको रीबैका छोरा इतै,

30 पिरातोनका बनायाह,

गाशका खोल्वाहरूका हिददै,

31 बेत-अराबाका अबी-अल्बोन,

बहुरीमका अजमावेत,

32 शाल्बोनका एल्याहबा,

गिजोनी योशेनहरारी, शम्माका छोराहरू जोनाथन,

33 हरारी शम्मका छोरा;

हरारी शरारका छोरा अहीआम;

34 मकातीका आहसबैका छोरा एलीपिलेत,

गिलोनी अहीतोपेलका छोरा एलीआम,

35 कर्मैलका हेस्रो,

अबी पाए,

36 सोबाका नातानका छोरा यिगाल,

गादी बानी,

37 अम्मानी सेलेक,

बेरोतका नहेर (नहेरैले सरूयाहाका छोरा योआबको हतियार बोक्ने थिए);

- 38 येतरी ईरा;
येतरी गोरेब;
39 अनि हिन्ती उरियाह।

जम्मा मिलाउँदा 37 जना थिए।

24

दाऊदले आफ्ना सेनाको संख्या गन्ती गर्न चाहे

1 परमप्रभु फेरि एकपल्ट इस्त्राएलसित रिसाउनु भयो। परमप्रभुले दाऊदलाई इस्त्राएलीहरूको बिरोधी बनाइदिनु भयो। दाऊदले भने, “इस्त्राएल र यहूदाका मानिसहरू कति छन् गन्ती गर।”

2 राजा दाऊदले सेनाका कप्तान योआबलाई भने, “इस्त्राएलको दानदेखि बेशेबासम्मका सबै वंश परिवार समूहका बीचमा गएर मानिसहरू कति छन् गन्ती गर। त्यसपछि कति मानिस छन् भनेर मलाई थाहा हुनेछ।”

3 तर योआबले राजालाई भने, “परमप्रभु परमेश्वरले तपाईंलाई 100 गुणा ज्यादा मानिस दिएर आशीर्वाद दिऊन्। अनि तपाईंका आफ्नै आँखाले ती सबै घट्टो देख पाओस्। तर तपाईं किन यसो गर्न चाहानु हुन्छ?”

4 राजा दाऊदले योआब र सेनाका कप्तानहरूलाई कडाईका साथ जनागणा गर्न आदेश दिए। यसैले योआब र सेनाका कप्तानहरू इस्त्राएलमा जनागणा गर्न राजाबाट विदा लिएर गए।

5 तिनीहरूले यर्दन नदी पार गरे। तिनीहरूले अरोएमा डेरा हाले। तिनीहरूको डेरा शहरको दाहिने भागतिर थियो। (शहर गाद बेसी बीचमा अवस्थित छ र याजेरतिर लाग्ने बाटोकै छेउमा पर्छ।)

6 तब तिनीहरू गिलाद र ताहतीम होदशीतिर गए। फेरि तिनीहरू उत्तरतिरको दान, यान अनि सीदोनतिर लागे।

7 सोरको किल्ला पनि पुगे। हिज्वी र कनानीहरूका सबै शहरहरू भ्याए। त्यसपछि दक्षिणतिर बेशेबा यहूदाको दक्षिणी क्षेत्रसम्म गए।

8 यसरी देशको सबै क्षेत्र भ्याउन तिनीहरूलाई नौ महीना 20 दिन लाग्यो। नौ महीना 20 दिन बिताए पछि तिनीहरू यरूशलेम फर्किए।

9 योआबले राजालाई मानिसहरूको सूची बुझाए। इस्त्राएलमा जम्मा 8,00,000 मानिसहरूले तरवार चलाउन सक्ने रहेछन्। त्यसरी नै यहूदामा पनि 5,00,000 मानिस रहेछन्।

परमप्रभुले दाऊदलाई सजाय दिनुहुन्छ

10 जनागणा गरिसकेपछि दाऊदलाई लाज भयो। दाऊदले परमप्रभुलाई भने, “मैले नगर्ने काम गरेर दूलो पाप गरेँ। परमप्रभु, म बिन्ती गर्छु मेरो पाप कार्यलाई क्षमा गरिदिनुहोस्। मैले दूलो मूर्खता गरेँ।”

11 जब भोलिपल्ट बिहान दाऊद उठे, त्यस बेलासम्म दाऊदको गाद अगमवक्ता कहँ परमप्रभुको वचन आइसकेको थियो।

12 परमप्रभुले गादलाई भन्नु भयो, “दाऊदलाई गएर भन, ‘परमप्रभु के भन्नुहुन्छ भने: म तीनवटा विकल्प दिन्छु। त्यसमध्ये कुनै एउटालाई छान्नु जो म गर्नेछु।’”

13 गाद गएर दाऊदलाई भने, “कुनै तीनवटा मध्ये एउटा छान्नु: तपाईं र तपाईंको देशमा सात वर्ष सम्म अनिकाल लाग्नेछ। तपाईंका शत्रुहरूले तपाईंलाई तीन महीनासम्म खेदो छन्। देशमा तीन दिनसम्म महामारी फैलिनेछ। विचार गरेर कुनै एउटा छान्नुहोस्। जसमा म परमप्रभुलाई तपाईंको इच्छा जनाउन सक्ँ। यसैको निम्ति परमप्रभुले मलाई तपाईंकहाँ पठाउनु भएको हो।”

14 दाऊदले गादलाई भने, “म साँच्चै नै अटेरोमा परेँ। तर परमप्रभु सधैं दयालु हुनुहुन्छ। यसैले हामीलाई परमप्रभुले जे दण्ड दिए पनि हुन्छ। तर मानिसहरूले चाहि दण्डित नतुल्याओस्।”

15 यसैले परमप्रभुले इस्त्राएलमा महामारी फैलाइदिनु भयो। महामारी फैलिन बिहानदेखि शुरू भएर तोकेको समय नभइञ्जेल थामिएन। दानदेखि बेशेबासम्म 70,000 मानिसहरू मरे।

16 स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई आफ्ना हात उठाए तर परमप्रभुले यो नराप्नो कुरा भएकोमा दुःखित हुनु हुन्थ्यो। यसकारण परमप्रभुले स्वर्गदूतलाई मानिसहरू नष्ट गरेको देखी भन्नु भयो, “अब भयो। अब अझ ध्वंश नहोस्, हात थाम।” परमप्रभुको दूत यसरी अरौनाका खलाको छेउमा थिए।

दाऊदले अरौनाका खला किन्छन्

17 दाऊदले स्वर्गदूतले मानिसहरूलाई मारेको देख्यो। दाऊदले परमप्रभुलाई भने, “मैले पाप गरेँ। मैले अपराध गरेँ। अनि यी मानिसहरूले मेरो आज्ञा पालन गरे, तिनीहरूले मलाई भेडाले झै पछ्याए। तिनीहरूको कुनै अपराध छैन। दया गरी मेरा पिताका सन्तानहरूलाई र मलाई दण्ड दिनुहोस्।”

18 त्यस दिन गाद दाऊदकहाँ गए। गादले भने, “यसरी अरौनाको खलामा परमप्रभुका निम्ति एउटा वेदी बनाउनुहोस्।”

19 दाऊदले गादको सुझाव माने। परमप्रभुले के चाहनु हुन्थ्यो दाऊदले त्यही गरे। दाऊद अरौनालाई भेट्न गए।

20 अरौनाले दाऊद र तिनका अधिकारीहरू आउँदै गरेको देखे। अरौनाले शिर झुकाएर प्रणाम गरे।

21 अरौनाले भने, “मेरा मालिक राजा मेरोमा किन पाल्नुभयो?”

दाऊदले जवाफ दिए, “म तिम्रो खला किन्न भनेर आएको हुँ। म त्यहाँ परमप्रभुको निम्ति वेदी बनाउँछु। तब यो महामारी बन्द हुन्छ।”

22 अरौनाले दाऊदलाई भने, “मेरो मालिक राजा बलदान चढाउनको निम्ति तपाईंले जे लगे पनि हुन्छ। होमबलिको निम्ति मसँग गोस्हरू छन्, दाऊदका निम्ति दाईं गर्ने काठ र जवा लानुहोस्।

23 राजा, मसँग भएका सबै लानुहोस्। परमप्रभु तिमीहरूका परमेश्वर तपाईंसँग खुशी रहनु।”

24 तर राजाले अरौनालाई भने, “होइन! म तिमीलाई साँचो भन्छु, म त्यस भूमिको पैसा दिन्छु। परमप्रभु परमेश्वरलाई बिनामूल्यको म केही पनि होमबलि चढाउँदिनँ।”

यसैले दाऊदले खला र गोस्हरूको मूल्य चाँदीको 50 शेकेल बुझाए।

25 त्यसपछि दाऊदले परमप्रभुको निम्ति एउटा वेदी त्यहाँ बनाए। दाऊदले होमबलि र मेलबलिहरू चढाए।

परमप्रभुले उनले देशको निम्ति गरेको प्रार्थना स्वीकार गर्नुभयो। परमप्रभुले महामारीको प्रकोपबाट इस्त्राएललाई बचाउनु भयो।

राजाहरूको पहिलो पुस्तक

अदोनियाह राजा हुन इच्छुक

- 1 राजा दाऊद सङ्गै बढ्दा भएका थिए। उनी आफूलाई न्यानो राख्न सक्दैन थिए। उनका नोकरहरूले उनलाई कम्बल ओढाए, तर उनी ताँदिएनन्।
 - 2 यसकारण उनका नोकरहरूले उनलाई भने, “तपाईंको हेरचाह गर्नकोलागि हामी एउटी युवतीको खोजी गर्नेछौं। ऊ तपाईंसँगै सुत्ने गर्छे अनि तपाईंलाई न्यानो पार्छे।”
 - 3 यसकारण राजाका नोकरहरू राजालाई न्यानो पार्नकोलागि एउटी सुन्दरी युवतीको खोजी इस्राएल देशको प्रत्येक ठाउँमा गर्न थाले। उनीहरूले अबीशग नाउँ भएकी एउटी केटी भेटाए। ऊ शनम्म शहरकी थिई। उनीहरूले युवतीलाई राजा कहौं ल्याए।
 - 4 युवती सङ्गै नै राम्री थिई। उसले राजाको हेरचाह र सेवा गरि। तर राजाले ऊसित संभोग गरेनन्।
 - 5-6 अदोनियाह राजा दाऊद अनि उनकी पत्नी हग्गीतका छोरा थिए। अदोनियाह सङ्गै सुन्दर मानिस थिए। अदोनियाहको जन्म उनको दाजु अब्शालोम पछि भएको थियो, तर अदोनियाह सङ्गै घमण्डी भए अनि राजा हुने निश्चय गरे। अदोनियाहको सङ्गै राजा हुन इच्छुक थिए, यसकारण उनले आफ्नो लागि एउटा रथ, घोडाहरू अनि 50 जना मानिसहरू आफू अघि हिंडाउन ठीक पारे। राजा दाऊदले आफ्नो छोरालाई कहिल्यै सपारेनन्। उसले उनलाई कहिल्यै सोधेनन्, “तैले किन यस्तो व्यवहार गर्दैछस्?”
 - 7 अदोनियाहले सस्यहाका छोरा योआब अनि पूजाहारी एबीयातारसँग कुराकानी गरे। उनीहरूले उनलाई नयाँ राजा हुनमा सहायता गर्ने निर्णय लिए।
 - 8 तर धेरै मानिसहरू अदोनियाहले गरेको कामसँग सहमत थिएनन् उनीहरू दाऊदका नै भक्त थिए। उनीहरू पूजाहारी सादोक, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई अनि राजा दाऊदका विशेष अंगरक्षकहरू थिए। यसर्थ यी मानिसहरू अदोनियाहको पक्षमा भएनन्।
 - 9 एक दिन अदोनियाहले एजोगेलको छेउमा जोहेलेत चट्टानमा केही भेडाहरू, गाईहरू अनि बलियो बाछाहरू एउटा मेलबलि जस्तै बलि चढाए। अदोनियाहले आफ्ना सबै दाज्य-भाइहरू अर्थात् राजा दाऊदका अरू छोराहरू अनि यहूदाका सबै अधिकारीहरूलाई निम्त्याका थिए।
 - 10 तर अदोनियाहले पिताका विशेष अंगरक्षकका आफन्त, आफ्नो भाइ सुलेमान, बनायाह अथवा अगमवक्ता नातानलाई निम्तो पठाएनन्।
- नातान र बतशेबा सुलेमानको पक्षमा
- 11 तर नातानले यस विषयमा सुने अनि सुलेमानकी आमा बतशेबा कहौं गए। नातानले उनलाई सोधे, “हग्गीतका छोरा अदोनियाह के गरिरहेको छ, के तपाईंले सुन्नु भएको छ? ऊ आफूलाई राजा ठान्दैछ अनि हाम्रा मालिक राजा दाऊद यस विषयमा केही जाँदैनन्।
 - 12 तपाईंको जीवन अनि तपाईंको छोरो सुलेमानको जीवन संकटमा पर्न सक्छ। तर म तपाईंलाई आफूलाई बचाउन के गर्नुपर्छ, बताउने छु,
 - 13 राजा दाऊद समक्ष जानुहोस्, अनि उनीसँग भन्नुहोस्, ‘महाराज, मेरा स्वामी, तपाईंले मलाई वचन दिनु भएको थियो। तपाईं पछि मेरो छोरो सुलेमान राजा हुनेछ भनी वचन दिनु भएको थियो। तब किन अदोनियाह नयाँ राजा हुँदैछ?’
 - 14 तपाईंको बात राजासित गरेको समयमा, म भित्र आउँनेछु अनि तपाईंले भनेका कुराहरूलाई पुष्टि गर्छु।”
 - 15 यसकारण बतशेबा राजासँग भेट गर्न उनको भित्री कोठामा गइन्। राजा सङ्गै नै बढ्दा भएका थिए। शनम्मकी केटी अबीशग त्यहाँ उनको हेरचाहा गर्दै थिई।
 - 16 बतशेबा राजाअघि निहुरिन्। राजाले भने, “म तिप्रोलागि के गर्न सक्छु?”
 - 17 बतशेबाले जवाफ दिइन्, “मेरो स्वामी म तपाईंको दासीलाई परमप्रभु परमेश्वरको नाउँमा मलाई एउटा शपथ गर्नु भएको थियो। तपाईंले भन्नु भएको थियो, ‘तपाईंको छोरा सुलेमान तपाईं पछि राजा हुनेछ। उ मेरो सिंहासनमा बसेछ।’
 - 18 अहिले अदोनियाहले उ आफूलाई राजा बनाइरहेको छ अनि तपाईं यसको लागि पनि होशियार हुनुहोस्।
 - 19 अदोनियाहले विशाल मैत्री भोज दिदौं धेरै गाईहरू तथा राम्रा भेडाहरू मारेर बलि चढायो। अदोनियाहले तपाईंका सबै छोराहरूलाई निम्तो दियो। उसले पूजाहारी एबीयातार अनि सेनापति योआबलाई निम्तो दियो। तर उसले तपाईंको विश्वासी छोरा सुलेमानलाई निम्तो दिएन।
 - 20 हे मेरा मालिक अनि महाराज, अहिले इस्राएलका सबै जनगण तपाईंलाई नै हेरिरहेका छन्। तपाईं पछि अर्को राजा को हुनेछ, यस निर्णयका लागि तिनीहरू तपाईंलाई नै पछिरेका छन्।
 - 21 तपाईंको मृत्यु अघि नै तपाईंले केही गर्नु पर्छ। तपाईंले केही गर्नु भएन भने, मृत्युपछि तब तपाईं तपाईंको पिता-पुर्खासित गाडिनु भए पछि, मेरो छोरा सुलेमान र म अपराधी ठाहरिनेछौं।”
 - 22 राजासँग बतशेबा कुराकानी गरिरहेकी थिइन् कि अगमवक्ता नातान उनलाई भेट्न आए।
 - 23 चाकरहरूले राजालाई भने, “अगमवक्ता नातान आउनु भएको छ।” नातानले राजा अघि निहुरिएर ढोग दिए।
 - 24 अनि भने, “हे मेरा मालिक अनि महाराज, तपाईंपछि अदोनियाह नयाँ राजा हुनेछ भनी के तपाईंले घोषणा गर्नु भयो? के तपाईंले निर्णय लिनु भएको छ, अब अदोनियाहले शासन चलाउने छ?”
 - 25 किनभने आज उसले तल बेसीमा धेरै सोढहरू, मोटा-मोटा बाछाहरू अनि भेडाहरू मेलबलि चढाउन ओलिपेका छन्। उसले तपाईंका सबै छोराहरू, सेनापतिहरू अनि पूजाहारी एबीयातारलाई निम्त्याका थिए। तिनीहरू अहिले उनीसँग खानपानमा व्यस्त छन्। अनि तिनीहरू भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्।’
 - 26 तर उनले मलाई अथवा पूजाहारी सादोक अथवा यहोयादाको छोरा बनायाह अथवा तपाईंको आज्ञाकारी छोरा सुलेमानलाई निम्तो दिएनन्।
 - 27 मेरो मालिक महाराज, हामीलाई नभन्ने के तपाईंले यस्तो गर्नु भयो? कृपा गरेर हामीलाई बताउनुहोस्, तपाईंपछि अर्को राजा को हुनेछ?”
 - 28 तब राजा दाऊदले भने, “बतशेबालाई भित्र बोलाऊ।” यसकारण बतशेबा भित्र राजासामु आईन्।
 - 29 तब राजाले शपथ गरे: “परमप्रभु परमेश्वरले मलाई प्रत्येक खतराबाट बचाउनु भएको छ। जसरी परमेश्वर जीवित हुनुहुन्छ। म तिमीसँग यो शपथ गर्दैछु।
 - 30 आज म अतीतमा दिएको वचन पूरा गर्नेछु। इस्राएलका परमप्रभु परमेश्वरको शक्तिको आधारमा मैले त्यो वचन दिएको थिएँ। मपछि तिप्रो छोरा सुलेमान अर्को राजा हुनेछ भनी मैले वचन दिएको थिएँ। म पछि ऊ मेरो राज सिंहासनमा विराजमान हुनेछ। म आफ्नो प्रतिज्ञा पूरा गर्नेछु।”
 - 31 तब बतशेबाले राजा दाऊद सामु भुईमा निहुरेर ढोग गरिन्। अनि भनिन्, “दाऊद राजा दीर्घायु होऊन्।”

सुलेमानलाई नयाँ राजा चुनियो

32 तब राजा दाऊदले भने, “पूजाहारी सादोक, अगमवक्ता नातान अनि यहोयादाका छोरा बनायाहलाई यहाँ बोलाई देऊ।” यसकारण तीन जना व्यक्तिहरू राजासँग भेट गर्न आए।

33 तब राजाले उनीहरूलाई भने, “तिमीहरूसँग मेरा अधिकारीहरूलाई लिएर जाऊ। मेरो छोरा सुलेमानलाई आफ्नो खचडमा सवार गराऊ। उसलाई गीहोन स्रोतसम्म लिएर जाऊ।

34 त्यस ठाउँमा पूजाहारी सादोक अनि अगमवक्ता नातानले उसलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गर्नेछन्। तुरही बजाऊ अनि घोषणा गर, “यिनी नयाँ राजा, सुलेमान हुन!”

35 त्यसपछि उसँग यहाँ फर्केर आऊ। सुलेमान मेरो सिंहासनमा बस्नेछ अनि मेरो ठाउँमा नयाँ राजा हुनेछ। मैले सुलेमानलाई इस्राएल अनि यहूदाको शासकको रूपमा छानेको छु।”

36 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! मेरा मालिक अनि महाराज! परमेश्वर स्वयमले यो भन्नु भएकोछ।

37 मेरा मालिक अनि महाराज, परमप्रभु तपाईंसँगै हुनुहुन्छ। अनि अहिले विश्वास गर्छु परमप्रभु सुलेमानसँग हुनुहुनेछ। म आशा गर्छु सुलेमानको राज्य बढनेछ अनि उनी तपाईं भन्दाअझै शक्तिशाली हुनेछन्, मेरा मालिक राजा दाऊद।”

38 यसकारण सादोक, नातान, बनायाह अनि राजाका अधिकारीहरूले राजा दाऊदको आज्ञा पालन गरे। तिनीहरूले सुलेमानलाई राजा दाऊदको खचडमा सवार गराए अनि ऊसँग गीहोन स्रोत गए।

39 पूजाहारी सादोकले पवित्र पालबाट तेल लगे। सादोकले उनलाई राजा देखाउनका लागि सुलेमानको शिरमा तेलले अभिषेक गरे। तिनीहरूले तुरही फुके अनि सबै मानिसहरूले हँसित हुँदै भने, “राजा सुलेमान दीर्घायु होऊन।”

40 तब सबै मानिसहरू सुलेमानको पछि-पछि शहरमा आए। तिनीहरू बाँसुरी बजाउँदै थिए अनि थुई थुकिने गरी कराउँदै थिए।

41 त्यस समयमा अदोनियाह अनि उनका अतिथिहरू खान-पीन शेष पाउँ थिए। तिनीहरूले तुरहीको आवाज सुने। योआबले सोधे, “त्यो हल्ला के हो? शहरमा के भइरहेको छ?”

42 जब योआब बोल्दै थिए, पूजाहारी एबीयातारका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “यहाँ आऊ! तिमी असल मानिस हो। तिमीले मेरो निम्ति शुभ समाचार ल्याएको हुनुपर्छ।”

43 तर जोनाथनले जवाफ दिए, “होइन, तपाईंको लागि यो शुभ समाचार होइन! राजा दाऊदले सुलेमानलाई नयाँ राजा बनाए।

44 राजा दाऊदले पूजाहारी सादोक, अगमवक्ता नातान, यहोयादाका छोरा बनायाह अनि राजाका व्यक्तिगत अंगरक्षकहरू पनि ऊ सँगै पठाए। तिनीहरूले उसलाई राजाको आफ्नो खचडमा सवार गराए।

45 तब पूजाहारी सादोक अनि अगमवक्ता नातानले गीहोन स्रोतमा सुलेमानलाई अभिषेक गरे। अनि तिनीहरू शहरमा गए। जन साधारणले उनको स्वागत गरे अनि अहिले शहरका जनता औषधी प्रसन्न छन्। तपाईंले सुनेको हल्ला त्यही नै हो।

46-47 सुलेमान राज-सिंहासनमा बसेका छन्! राजाका अधिकारीहरू राजा दाऊदलाई अभिवादन पनि गर्दैछन्। तिनीहरू भन्दै छन्, ‘राजा दाऊद, तपाईं महान राजा हुनु हुन्छ- अब हामी प्रार्थना गर्छौं, तपाईंको परमेश्वरले सुलेमानलाई पनि महान राजा बनाउनुहुनेछ। हामी आशा गर्छौं तपाईंको परमेश्वरले सुलेमानलाई तपाईंभन्दा बढी नै प्रख्यात बनाउनु हुनेछ अनि हामी अझै आशा गर्छौं, सुलेमानको राज्य तपाईंको भन्दा पनि विशाल हुनेछ!’ यहाँ सम्म कि राजा दाऊद पनि त्यहाँ थिए! राजा दाऊदले आफ्नो ओछ्यानबाट निहुरेर सुलेमानलाई दोग गरे।

48 अनि भने, ‘इस्राएलका परमेश्वरको स्तुति गर। परमेश्वरले मेरा छोराहरू मध्ये एक जनालाई मेरो सिंहासनमा बसाउनु भयो अनि यो हेर्न मलाई जीवित राख्नुभयो।’ ”

49 अदोनियाहका सबै अतिथिहरू तँसिए अनि छिट्टै गए।

50 अदोनियाह पनि सुलेमानसित डराए। यसकारण उनी वेदीमा गए अनि वेदीको सींग समतले।

51 तब कसैले सुलेमानलाई भने, “अदोनियाह तपाईंसित डराएको छ, राजा सुलेमान। अदोनियाह वेदीको सींग समतले र पवित्र पालमा बसेको छ अनि छोड्न पनि चाहँदैन। अदोनियाह भन्दै छ, ‘राजा सुलेमानलाई बाचा गर्न भनी देऊ, उसले मलाई नमरोस्।’ ”

52 सुलेमानले जवाफ दिए, “यदि अदोनियाह साबित गर्छ कि ऊ एक जना असल मानिस हो, तब म प्रतिज्ञा गर्छु उसको टाउकोको एउटा केशलाई पनि केही हुनेछैन। तर यदि उसले नराम्रो काम गर्‍यो भने उ मारिने छ।”

53 जब राजा सुलेमानले केही मानिसहरूलाई अदोनियाहलाई लिन पठाए। मानिसहरूले अदोनियाहलाई राजा सुलेमान समक्ष ल्याए। अदोनियाह राजा सुलेमानको सामु गए अनि निहुरेर दोग गरे। तब सुलेमानले भने, “घर जाऊ।”

2

राजा दाऊदको मृत्यु

1 दाऊदको मर्ने समय आइसकेको थियो। यसकारण दाऊदले सुलेमानसँग कुरा कानी गरे अनि उनलाई भने,

2 “सबै मानिस जस्तै म मर्न आँटोको छु। तर तँ शक्तिशाली हुँदै जाँदछस् अनि महान व्यक्ति बनिदिन्छस।

3 अब परमप्रभु तिम्रो परमेश्वरको सबै आदेशहरू सावधानीका साथ पालन गर। उहाँका सबै नियम, आदेश, निर्णय, सल्लाह र करार सावधानीका साथ पालन गर। मोशाको व्यवस्थाका लेखिएका प्रत्येक कुराको पालन गर। यदि तैले यस्तो गरिस् भने तब आफूले गरेको प्रत्येक काममा अनि गएको प्रत्येक ठाउँमा सफल हुनेछस्।

4 यदि तैले परमेश्वरको आज्ञा पालन गरिस्, भने परमेश्वरले मलाई दिनुभएको वचन पूरा गर्नुहुनेछ परमेश्वरले भन्नु भएकोछ, ‘यदि तेरा छोराहरूले मेरो आदेश अनुरार हादिक श्रद्धाका नियमहरू पालन गरे भने तब तेरो परिवारबाट एक जना मानिस सदा नै इस्राएलको राजा हुनेछ।’ ”

5 दाऊदले यो पनि भने, “तँलाई थाहे छ, सर-स्याहको छोरा योआबले मसित के गरेका थिए? उसले इस्राएलीहरूको सेनाका दुइजना सेनापतिहरू, नेराको छोरा अब्नेर अनि येतेको छोरा अमासालाई मारेको थिए। याद गर, उनले तिनीहरूलाई शान्तिको समयमा मारेका थिए। यी मानिसहरूको रातले उसको तरवारको बँड पटका र खुटाको जुत्ता रिंगिएको थियो। मैले उसलाई दण्ड दिनु पर्‍यो।

6 तर अब राजा तँ छस्। यसकारण तैले उसलाई आफूले सोचेर बुद्धिमत्तापूर्ण दण्ड दिनुपर्छ। तर तैले उसलाई मारुं नै भनेर निश्चय गर्नुपर्छ। उसलाई बूढेसकालमा शान्तिका साथ मर्ने मौका नदिनु।

7 “गिलादको बँजिल्लेका सन्ततिप्रति दयालु हुनु। तिनीहरूलाई आफ्नो मित्र सम्झिनु अनि आफ्नो मेजमा भोजन गराउनु। तेरो दाजु अब्शालोमबाट भागी हिँड्दा तिनीहरूले मलाई सहायता गरेका थिए।

8 “अनि याद गर, गरेका छोरा शिमी अझै यही छन्। उनी बहुरीमको बिन्यामीन कुल समूह हुन्। याद गर, म महनेमतिर भागेको दिन उनले मेरो विरुद्धमा नराम्रो कुरा भनेका थिए। तब उनी मसित भेट गर्न यर्दन नदीमा आएका थिए। तब मैले उनलाई वचन दिएको थिएँ। मैले परमेश्वर सामु प्रतिज्ञा गरेको थिएँ म शिमीलाई मर्दिन।

9 अब उनलाई ढण्ड नदिई न छोड। तिमी बुद्धिमान मानिस हो, उनीसित के गर्नुपर्छ तिमी राम्ररी जान्दछौ। तर उनलाई बडेसकालमा शान्तिका साथ मर्न नदेऊ।”

10 तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।

11 दाऊदले इस्राएलमा 40 वर्षशासन चलाए। उनले हेब्रोनमा सात वर्ष अनि यरूशलेममा 33 वर्ष शासन गरे।

सुलेमानद्वारा राज्यको शासन-नियन्त्रण

12 अब सुलेमान राजा भए। आफ्ना पिता दाऊदको सिंहासनमा उनी विराजमान भए अनि आफ्नो राज्यको शासन पूर्ण नियन्त्रणका साथ गर्न थाले।

13 तब हर्मीतको छोरा अदोनियाह सुलेमानकी आमा बतशेबाले समक्ष गए। बतशेबाले उनलाई सोधिन, “के तिमी शान्त मन लिएर आएका हो?” अदोनियाहले जवाफ दिए, “ज्यू, यो शान्तिपूर्ण भेट नै हो।

14 मैले तपाईंलाई केही भन्नु छ।”

बतशेबाले, “भन भनिनु।”

15 अदोनियाहले भने, “तपाईंलाई सम्झना छ कुनै समय राज्य मेरो थियो। इस्राएलका सबै जनगण मलाई राजा ठान्दै थिए। तर स्थिति बदलियो। अहिले मेरो भाइ राजा भएको छ परमेश्वरले उसलाई राजाको रूपमा चुन्नुभयो।

16 यसर्थ अहिले म तपाईंसँग एक कुरा सोध्न चाहन्छु। कृपया मलाई हुँदैन नभन्नु होला।”

बतशेबाले भनिनु, “तिमी के चाहन्छौ?”

17 अदोनियाहले भने, “मलाई थाहा छ तपाईंले भनेको कुनै पनि कुरा राजा सुलेमान मान्नु हुन्छ। कृपया शनमी युवती अबीशगसँग विवाह गर्ने अनुमति मलाई उनीबाट दिलाई दिनुहोस।”

18 तब बतशेबाले भनिनु, “ठीक छ, म तिम्रो लागि राजासँग कुरा गर्नेछु।”

19 यसकारण बतशेबा राजा सुलेमानसँग कुराकानी गर्न गइनु। राजा सुलेमानले उनलाई देखे अनि उनीसँग कुरा गर्न उभिए। तब उनले निहुरिएर ढोग भेट गरे अनि सिंहासनमा बसे। उनले चाकरहरूलाई आमाका लागि अर्को सिंहासन ल्याउन भने। तब तिनी उनको दाहिने पट्टि बसिनु।

20 बतशेबाले उनलाई भनिनु, “म तँलाई एउटा सानो कुराका लागि भन्छु। कृपया मलाई हुँदैन नभन्नु।”

राजाले भने, “आमा, तपाईंले चाहेको कुनै पनि कुरा मान्न सक्नु हुन्छ। म तपाईंलाई नाइनास्ति गर्ने छैन।”

21 यसर्थ बतशेबाले भनिनु, “शनमी अवीशगसँग विवाह गर्ने अनुमति तेरो दाजु अदोनियाहलाई दे।”

22 राजा सुलेमानले आफ्नी आमालाई जवाफ दिए, “तपाईं किन मसित अबीशगलाई दिन मान्नु हुँदछ? यो मलाई उसलाई राज्य देऊ भनी मान्नु जस्तै नै हो। जे भए ता पनि उनी मेरो ठूला दाज्यू हुन्। पूजाहारी एबीयातार र सरूथाहका छोरो योअबले उनलाई सघाउने छन्।”

23 तब राजा सुलेमानले परमप्रभुको नाउँमा शपथ गरे। उसले भने, “यदि मैले यसका लागि अदोनियाहलाई ढण्ड दिइनु भने परमेश्वरसित मलाई नराम्रो गर्नुहोस् भनी प्रार्थना गर्नेछु अनि उसले आफ्नो जीवनद्वारा मृत्यु चुकाउनु पर्नेछ।

24 परमप्रभुले मलाई इस्राएलको राजा बनाउनुभयो। उहाँले मलाई मेरा पिता दाऊदको राज-सिंहासन दिनुभएकोछ परमेश्वरले आफ्नो वचन पूरा गर्नुभयो अनि राज्य म र मेरो परिवारलाई दिनुभयो। जसरी सौँचैने परमप्रभु जीवित हुनुहुन्छ भने अदोनिया आजै मर्नेछ।”

25 राजा सुलेमानले यहोदाका छोरा बनायाहलाई आदेश दिए। बनायाह बाहिर निस्किए अनि अदोनियाहलाई मारे।

26 तब राजा सुलेमानले पूजाहारी एबीयातारलाई भने, “मैले तँलाई मान्नु पर्छ्यो, तर म तँलाई आफ्नो घर अनातौत फकिने मौका दिन्छु। म तँलाई अहिले मार्ने छैन किनभने तैले परमप्रभु हाम्रा मालिकको पवित्र सन्दूक मेरो पिताको राजा दाऊदको निम्ति बोकेको थिइस् अनि मेरो पिताको सबै कष्ट विभाजन गरेको थिइस्।”

27 सुलेमानले एबीयातारलाई परमेश्वरको पूजाहारीको रूपमा सेवा गर्न नपाउने कुरा बताए। यो यसरी नै भयो जसरी परमेश्वरले बताउनु भएको थियो। परमेश्वरले पूजाहारी एली अनि उनको परिवारको विषयमा शीलाम बताउनु भएको थियो। एबीयातार एली परिवारका थिए।

28 योअबले यस विषयमा सुने अनि डराए। उनले अदोनियाहको समर्थन गरेका थिए, तर अब्शालोमले गरेनन्। योअब परमेश्वरको पालतिएर दगुरे अनि वेदीको सींग समात्र पुगे।

29 कसैले राजा सुलेमानलाई बताए योअब परमेश्वरको पालको वेदीमा छ। यस कारण सुलेमानले यहोयादाका छोरा बनायाहलाई गएर उसलाई मार्ने आदेश दिए।

30 बनायाह परमेश्वरको पालमा गए अनि योअबलाई भने, “राजाको आदेश छ, ‘बाहिर आइस्!’”

तर योअबले जवाफ दिए, “होइन, म यहीं नै मर्छु।”

यसकारण बनायाह फर्केर राजा कहाँ आए अनि उनलाई योअबले भनेको कुरा बताए।

31 तब राजाले बनायाहलाई आदेश दिए, “ऊ जसो भन्छ त्यसै गर! उसलाई त्यही मार अनि गाडिदे। तब मेरो परिवार अनि म योअबको दोषबाट मुक्त हुनेछौ। योअबले निर्दोष मानिसहरूको हत्या गरेको हुनाले यो दोष सृष्टि भएको थियो।

32 योअबले ऊ भन्दा धेरै निर्दोष मानिसहरूको हत्या गर्‍यो। तिनीहरू नेरका छोरा अबनेर अनि येतेरका छोरा अमासा थिए। अबनेर इस्राएलको सेनाका सेनापति थिए अनि अमासा यहूदाको सेनाका सेनापति थिए। मेरो पिता दाऊद यहाँ थिएनन् तिनीहरू योअबद्वारा मारिएको हो भनि यसकारण परमप्रभुले योअबलाई उसले मारेका मानिसहरूको ढण्ड दिनुहुनेछ।

33 तिनीहरूको मृत्युका लागि ऊ अपराधी हुनेछ अनि उसको परिवार पनि सदाका लागि दोषी हुनेछ। तर परमेश्वरले दाऊद, उनका सन्तानहरू, उनको राज परिवार र उनको राज्यलाई सदा नै शान्ति दिनु हुनेछ।”

34 यसै कारण यहोयादाका छोरा बनायाहले योअबलाई मारे। योअबलाई मरूभूमिमा उनको घरको नजिकै नै गाडीयो।

35 तब सुलेमानले यहोयादाका छोरा बनायाहलाई योअबको ठाउँमा सेनाको सेनापति बनाए। सुलेमानले एबीयातारको ठाउँमा सादोकलाई नयाँ पूजाहारीको पदमा नियुक्त पनि गरे।

36 त्यसपछि राजाले शिमीलाई बोलाए। राजाले उनलाई भने, “यहाँ यरूशलेममा आफ्नोलागि एउटा घर बनाऊ। त्यस घरमा बस अनि शहर नछोड।

37 यदि तिमी शहर छोड्छौ अनि किट्टोनको खोल्सा पारी जान्छौ भने तिमीलाई मारिने छ अनि यो नै तिम्रो आफ्नो दोष हुनेछ।”

38 यसकारण शिमीले जवाफ दिए, “महाराज, ठीक छ। म तपाईंको आदेश पालन गर्नेछु।” यस कारण शिमी लामो अवधिसम्म यरूशलेममा बसे।

39 तर तीन वर्षपछि शिमीका दुइ जना दासहरू भए। तिनीहरू गातका राजा, माकाका छोरा आकीशा कहलौं गए। शिमीले सुने, उनका दासहरू गातमा छन्।

40 यसर्थ शिमीले आफ्नो जिन खचचडमाथि राखे अनि गातमा राजा आकीशसमक्ष आफ्ना दासहरू लिन गएका थिए। उनले तिनीहरूलाई त्यहाँ भेटे अनि घर फर्काए।

41 तर कसैले सुलेमानलाई सुनायो, शिमी यरूशलेमबाट गात गए अनि फर्केर आए।

42 यस कारण सुलेमानले उनलाई बोलाए। सुलेमानले भने, “मैले परमेश्वरको नाउँमा तँ सित शपथ गराएको यदि तैले यस्शलेम छाडिस भने तँ मर्ने छस्। मैले चेताउनी दिएको थिएँ, यदि तँ कतै गइस् भने तँ मारिने छस् अनि त्यो तेरो आफ्नै दोष हुनेछ जे भनेको थिएँ त्यसमा तँ समहत भइस् तैले भनिस तैले मेरो आज्ञा पालन गर्नेछु।

43 परमप्रभुको नाउँमा तैले बनाएको प्रतिज्ञा किन उलंघन गरिस? किन तैले मेरो आज्ञा पालन गरिनस्?

44 तँलाई थाहा छ तैले मेरा पिताको विरुद्धमा धेरै भूल कामहरू गरेको थिइस्। अब ती भूल कामका लागि परमेश्वरले तँलाई दण्ड दिनु हुनेछ।

45 तर परमेश्वरले मलाई आशीर्वाद दिनु हुनेछ। उहाँले दाऊदको राज्यलाई सँधै नै सुरक्षित राख्नु हुनेछ।”

46 तब राजा सुलेमानले यहीयादको छोरा बनायाहलाई शिमीकी हत्या गर्न हुक्म दिए अनि उनले त्यसै पालन गरे। अब राज्यमा सुलेमानको पूर्ण नियन्त्रण थियो।

3

सुलेमानलाई बुद्धिको चाहना

1 सुलेमानले मिश्रका राजा फिरऊनकी छोरीसँग विवाह गरेर उनीसँग सन्धि गरे। सुलेमानले उनलाई दाऊद शहरमा ल्याए। यस समयमा सुलेमान आफ्नो मेलन र परमप्रभुको मन्दिरको निर्माण गर्दै थिए। सुलेमान यस्शलेमको वरिपरि पखाल पनि बनाइहेका थिए।

2 मन्दिरको निर्माण-कार्य पूरा भइसकेको थिएन। यस कारण मानिसहरू अग्लो ठाउँहरूमा बनाइका वेदीहरूमा पशु बलि दिइहेका थिए।

3 सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दै गए।

4 राजा सुलेमान बलि चढाउन गिबोन गए। उनी त्यस ठाउँमा जाने कारण के थियो भने त्यो सबै भन्दा महत्वपूर्ण अग्लो स्थल थियो। सुलेमानले त्यस वेदीमा 1,000 बलि चढाए।

5 सुलेमान गिबोनामा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।”

6 सुलेमानले जवाफ दिए, “आफना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुसरण गर्नुभयो। उहाँ धर्मी अनि इमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस् दिएर महान दया देखाउनु भयो।

7 परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरू दोहयाउन गर्न अनुभवको कामेछ।

8, म तपाईंको दास हूँ; अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हुँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ।

9 यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीदंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्याउने योग्यता दिने छ। यस महान, बुद्धिको अभावमा यी महान मानिसहरू माथि शासन गर्न सम्भव छैन।”

10 सुलेमानले आफ्नो बुद्धिको लागि माग गरेकोमा परमप्रभु प्रसन्न हुनुभयो।

11 यसकारण परमेश्वरले उनलाई भन्नुभयो, “तैले आफ्नो लागि दीर्घायु मागिनस् अनि तैले धन-सम्पत्तिको माग पनि गरिनस्। तैले आफ्ना शत्रुहरूको मृत्युको माग पनि गरिनस्। तर तैले बुद्धिका लागि बिन्ती गरिस अनि सही निर्णय लिइस्।

12 यस कारण म तैले मागेको कुरा दिनेछु। म तँलाई बुद्धि र विवेक दिनेछु। म तँलाई यस्तो महान बुद्धिजीवी बनाउने छु जस्तो अतीतमा कोही भएको थिएन। अनि भविष्यमा तँ जतौ अरु कुनै हुने छैन।

13 तँलाई पुरस्कृत गर्नका लागि तैले नमागेको कुराहरू पनि म तँलाई दिनेछु। तेरो सम्पूर्ण जीवनमा सम्पत्ति र सम्मान प्राप्त हुनेछ। संसारमा तँ जस्तो महान अरु राजा हुने छैन।

14 म चाहन्छु, तैले मेरो आज्ञा मान तँ मेरा अनुसरण गर अनि मेरो नियम र आज्ञाको पालन गर। यो काम त्यसरी नै गर जसरी तेरा पिता दाऊदले गरेका थिए। यदि तैले मेरो इच्छा अनुसार काम गरिस भने म तँलाई लामो जीवन दिनेछु।”

15 सुलेमान बिउँझे। उनलाई थाहा भयो सपनामा परमेश्वरले उनीसँग कुराकानी गर्नुभएको। तब सुलेमान यस्शलेम गए अनि परमप्रभुको करारको सन्तुक्सामु उभिए। उनले परमप्रभुलाई होमबलि चढाए अनि मेलबलि दिए। त्यसपछि उनले शासन गर्नमा सघाउने सबै प्रमुख व्यक्ति अनि अधिकारीहरूलाई भोज दिए।

16 एक दिन दुइ जना स्त्रीहरू जो बेरया थिए, सुलेमान कहाँ आए। तिनीहरू राजाको सामु उभिए।

17 एक जना स्त्रीले भनी, “महाराज, यो स्त्री र म एउटै घरमा बस्छौं। हामी दुवै जना गर्भवती थियौं अनि नानी जन्माउने बेला भएको थियो। मैले मेरो नानी जन्माएँ त्यस बेला ऊ मसँगै थिई।

18 तीन दिनपछि यस आइमाईले पनि आफ्नो नानी जन्माई। त्यस घरमा हामीसँग अरु कुनै मानिस थिएन। हामी दुइ जना मात्र थियौं।

19 एक रात यो आइमाई आफ्नो नानीसँग सुतेकी थिई, नानी मरेछ।

20 राति नै म सुतेको बेला उसले मेरो नानी मेरो ओछ्यानबाट लगी। मेरो ओछ्यानमा मेरोको नानी राखी।

21 बिहान म ब्युँझिएँ अनि मेरो नानीलाई दूध ख्वाउन लागेँ। तर मेरो नानी मेरोको थियो। तब मैले त्यसलाई राम्ररी नियालेर हरेँ। मैले देखेँ, त्यो मेरो नानी थिएन।”

22 तर अर्की स्त्रीले भनी, “होइन! जिउँदो नानी मेरो हो। मृत नानी तेरो हो!”

तर पहिलो स्त्रीले भनी, “होइन, तँ गलत छेस! मृत नानी तेरो हो अनि जिउँदो नानी मेरो हो!” यस प्रकार दुइ जना स्त्री राजा सामु तर्क गर्न लागे।

23 तब राजा सुलेमानले भने, “तिमीमध्ये प्रत्येकले जिउँदो नानी मेरो हो भन्दै छौं अनि मृत नानीलाई तिमीहरू अर्काको बताउँदैछौं।”

24 तब राजा सुलेमानले सेवकलाई बतवाव लिन पठाए।

25 अनि राजा सुलेमानले भने, “हामी यही गर्ने छौं। जिउँदो नानीलाई दुइ टुक्रा गरी काट्नेछौं अनि दुवै आइमाईलाई नानीको आधा-आधा भाग दिनेछौं।”

26 अर्की आइमाईले भनी, “यो ठीक छ। नानीलाई दुइ टुक्रा पार्नुहोस। तब हामीमध्ये कोही पनि उसलाई पाउने छैनौं।” तर पहिलो आइमाई, जो असली आमा थिई, उ आफ्नो नानीको मायाले व्याकुल थिई। उसले राजालाई भनी, “महाराज, नानीलाई कुपया नकाट्नुहोस बरु उसलाई नै दिनुहोस।”

27 तब राजा सुलेमानले भने, “नानीलाई नकाट! यसलाई पहिलो आइमाईलाई दिइहाल। ऊ नै असली आमा हो।”

28 इस्राएलका मानिसहरूले राजा सुलेमानको निर्णय सुने। तिनीहरूले उनको धैर्य नै आदर र सम्मान गरे किनभने उनी बुद्धिमान थिए। तिनीहरूले देखे सही न्याय गर्नमा उनीसँग परमेश्वरको बुद्धि थियो।

4

सुलेमानको राज्य-शासन

- 1 राजा सुलेमानले इस्राएलका जनता माथि शासन गर्न थाले।
- 2 शासन गर्नमा उनलाई सहयोग गर्ने प्रमुख अधिकारीहरूको नाम यी हुनः
 - सादोकका छोरा अजर्याह, अजर्याह पूजाहारी थिए।
 - 3 शीशाका छोराहरू एलीहोरेप र अहियाह। एलीहोरेप र अहियाह लेखकहरू थिए।
 - अहीलूदका छोरा यहोशापात। यहोशापात जनगणको इतिहासको विवरण लेख्ने गर्दथे।
 - 4 यहोयादाका छोरा बनायाह। बनायाह सेनापति थिए।
 - सादोक र एबीयातार। यिनीहरू पूजाहारीहरू थिए।
 - 5 नातानका छोरा अजर्याह। अजर्याह जिल्ला राजपालको हाकिम थिए।
 - नातानका छोरा याबूद। याबूद राजा सुलेमानका सल्लाहकार अनि पूजाहारी थिए।
 - 6 अहीशार। अहीशार महलको प्रत्येक वस्तुका लागि जिम्मेवार थिए।
 - अब्दाका छोरा अदोनीरामः अदोनीराम दासहरूको अध्यक्ष थिए।
- 7 इस्राएललाई बाह्रवटा क्षेत्रहरूमा विभाजन गरिएको थियो जसलाई जनपद भनिन्थ्यो। सुलेमानले प्रत्येक जनपदको राजपाल छान्ने गर्दथे। राजपाललाई आफ्नो जनपदबाट खाद्य संकलन गर्ने अनि राजा तथा उनको परिवारलाई खाद्यान दिने आदेश दिइएको थियो। प्रत्येक वर्षको एक महीनामा राजालाई खाद्यान सामग्री जम्मा गर्ने दायित्व बाह्र जना राजपालहरू माथि थियो।
- 8 बाह्रजना राजपालहरूका नाउँ यी हुनः
 - बेनहर एषैमको पार्वत्य प्रदेशको राजपाल थिए।
 - 9 माकश, शाल्बीम, बेतशमेश अनि एलोनरबेत-तनानका राजपाल बेन्दकेर थिए।
 - 10 अरुबोत, सोको अनि हेपेरका राजपाल बेन-हेसेद थिए।
 - 11 बेन अब्रीनादाब नपोत दोरका राजपाल थिए। उनले सुलेमानकी छोरी तापत-सँग विवाह गरेका थिए।
 - 12 अहीलूदका छोरा बाना तानक अनि मगिदो तथा सारतानको छेउमा भएको सबै बेतशानको राजपाल थिए। यो यिजेरलको तल बेत-शानदेखि लिएर योक्माम पारि अबेल-महोलासम्म थियो।
 - 13 बेन-गेबेर रामोत गिलादका राजपाल थिए। उनी गिलादमा मनश्शेका छोरा याईरको सबै शहरहरू अनि गाउँका पनि राज्यपाल थिए। उनी बाशानमा अगोब अरुचलका पनि शासक थिए। यस इलाकामा वरिपरि दूला-दूला पर्वतले घेरैका साठीवटा शहरहरू थिए। अनि शहरहरूको मूल ढोकामा काँसाका बारहरू थिए।
 - 14 इद्रोका छोरा अहीनादाब महनेमका राजपाल थिए।
 - 15 अहीमास नमालीका राजपाल थिए। उनको विवाह सुलेमानकी छोरी बासमत सँग भएको थियो।
 - 16 हूशैका छोरा बाना आशेर र आलोतका राजपाल थिए।
 - 17 पारुहका छोरा यहोशापात इसाकारका राजपाल थिए।
 - 18 एलाका छोरा शिमी बिन्यामीनका राजपाल थिए।
 - 19 ऊरीका छोरा गेबेर गिलादका राजपाल थिए। गिलाद त्यो प्रदेश थियो जहाँ एमोरीहरूका राजा सीहोन अनि बाशानका राजा ओग शासन गर्दथिए। तर गेबेर मात्र यस जनपदका राजपाल थिए।
- 20 यहूदा र इस्राएलमा धेरै संख्यामा मानिसहरू थिए। मानिसहरूको संख्या समुद्रतटका बालुवाका कण जति नै थियो। मानिसहरू सुखी जीवन व्यतीत गर्दथिएः तिनीहरू खानपान गर्दथिए अनि खुशी थिए।
- 21 सुलेमान युफ्रेटिस नदी देखि लिएर पलिशती मानिसहरूको धर्ती-सम्म शासन गर्दथे। उनको राज्य मिश्र देशको सीमानासम्म फिजिएको थियो। यी देशहरूले सुलेमानकाहाँ उपहार पठाए अनि जीवनभरि नै आज्ञा पालन गरिरहे।
- 22-23 सुलेमानलाई प्रत्येक दिन चाहिने खाद्य सामग्री यो थियो ऊ आफ्नै निम्ति अनि उनीसँगै मेजमा भोजन गर्ने सबै मानिसहरूका निम्तिः 30 मुरी राम्रो पिठो, 60 मुरी अन्न, 10 वटा राम्रो अन्न खाने गाईहरू, 20 वटा भैदानमा पालीएको गाईहरू, 100 वटा भेडाहरू, जंगली जनावरहरू जस्तो मृग, चराया, खिलल अनि शिकार गरिएका चराहरू।
- 24 सुलेमान युफ्रेटिस नदीको पश्चिम तिरका सबै देशहरूमा शासन गर्दथे। यो क्षेत्र तिप्सादेखि गाजौंसम्म थियो। सुलेमानले राज्यको चारैतिर शान्ति कायम गरेका थिए।
- 25 सुलेमानको जीवनकालमा यहूदा अनि इस्राएलमा, दानदेखि बेशेबासम्मका सबै मानिसहरू शान्ति अनि सुरक्षामा थिए। मानिसहरू आफ्नै अजीरका रूख अनि दाखको लहरा मुनी शान्तिका साथ बस्ने गर्दथे।
- 26 सुलेमानसित उनका रथहरूका 4,000* घोडाहरू राख्ने र घोड सैनिकहरू बस्ने ठाउँ थियो अनि उनीसित 12,000 घोडाको हेरविचार गर्ने मानिसहरू (सएसहरू) थिए।
- 27 प्रत्येक महीना बाह्र जनपद मध्ये एक जना राजपालले सुलेमानलाई ती जिनिसहरू दिने गर्दथे जो उनलाई चाहिन्थ्यो। राजाको मेजमा भोजन गर्ने प्रत्येक मानिसका लागि यो पर्याप्त थियो।
- 28 शासकहरूले यी पशुहरूका निम्ति प्रचुर मात्रामा खाना अनि जौ जुटाउने गर्थे। तिनीहरूले ती अन्नहरू निश्चित ठाउँमा ल्याए।

सुलेमानको बुद्धि

- 29 परमेश्वरले सुलेमानलाई ज्यादै बुद्धिमान बनाउनुभयो। सुलेमान धेरै किसिमका कुरा बुझ्न सक्थे। उनको बुद्धि यति महान, थियो, कल्पना गर्न सकिन्न।

* 4:26: 4,000 यो ग्रीक भाषामा छ। हिब्रू अनि ल्याटिन भने 40,000 छ। हेर्नुहोस् 2 इतिहास 9:25

- 30 सुलेमान पूर्वी देशहरूका सबै मानिसहरू अनि सबै मिश्रीहरू भन्दा जानी थिए।
 31 उनी विस्वमा सबै मानिसहरूभन्दा बढी बुद्धिमान थिए। उनी एज्रही एतानभन्दा पनि बढी बुद्धिमान थिए। उनी हेमान, कलकोल अनि दर्दा भन्दा बढी बुद्धिमान थिए। यिनीहरू माहोलका छोरा थिए। राजा सुलेमान इस्राएल र यहूदाको वरिपरिका सबै देशहरूमा प्रख्यात भए।
 32 आफ्नो जीवन-कालमा सुलेमानले 3,000 ज्ञानवर्द्धक शिक्षाहरू अनि 1,005 गीतहरू रचे।
 33 सुलेमान प्रकृतिको विषयमा धेरै जान्दथे। उनले लबानोनका विशाल देवदारु रूखहरूको विषयमा शिक्षा दिँद थिए, बाबरी बिस्वाको विषयमा जो भिन्नाहरू माथि उम्रिन्थ्ये। उनले जनावरहरू, चराचुरुङ्गी, घसने जन्तुहरू अनि माछाको विषयमा पनि वार्तालाप गर्दथे।
 34 सबै राष्ट्रहरूका मानिसहरू राजा सुलेमानको ज्ञानका कुरा सुन्न आउने गर्दथे। सबै राष्ट्रका राजाहरू आफ्ना बुद्धिमान मानिसहरूलाई राजा सुलेमानको कुरा सुन्न पठाउने गर्दथे।

5

सुलेमान द्वारा मन्दिरको निर्माण

1 हीराम सोरका राजा थिए। हीराम दाऊदका मित्र थिए। यसकारण जब हीरामले दाऊदपछि सुलेमान नयाँ राजा भएको सुने, उनले सुलेमान कहाँ दासहरू पठाए।

2 सुलेमानले राजा हीरामलाई जे भने, यो हो:

- 3 “तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चौरैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पखिहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन।
 4 तर अहिले परमप्रभु मेरा परमेश्वरले मेरो देशको चौरैतिर मलाई शान्ति दिनुभएकोछ। अब मेरो कोही शत्रु छैनन्। मेरा प्रजाहरू संकटमा छैनन्।
 5 “परमप्रभुले मेरा पितासँग एउटा प्रतिज्ञा गर्नु भएको थियो परमप्रभुले भन्नुभयो, ‘तँपछि तेरो छोरालाई राजा बनाउनेछु अनि तेरो छोरोले मेरा सत्कारमा एउटा मन्दिर बनाउने छ।’ अब म परमेश्वरको सत्कारमा मन्दिर निर्माण गर्ने योजना गर्दछु।
 6 यसकारण म तपाईंलाई सहयोग गर्ने अनुरोध गर्दछु। तपाईंका मानिसहरू लबानोन दिनुहोस्। त्यहाँ तिनीहरू मेरा लागि धूपीका रूख काट्ने छन्। मेरा सेवकहरू तपाईंका मानिसहरूसँगै काम गर्नेछन्। आफ्ना मानिसहरूको मजदुरीको रूपमा तपाईंले तोक्नु, भएको रकम म दिनेछु। मलाई तपाईंको सहयोगको खाँचो छ। हाम्रा काठकर्मीहरू सीदोनका काठकर्मीजति सिपालु छैनन्।”

7 जब हीरामले सुलेमानले मागेको कुरा सुने, उनी औधी खुशी भए। राजा हीरामले भने, “यो विशाल राष्ट्रको शासन गर्ने बुद्धिमान छोरा दाऊदलाई दिएकोमा आज म परमप्रभुलाई धन्यवाद दिन्छु।”

8 तब हीरामले सुलेमान कहाँ संन्देश पठाए। संन्देशमा भनिएको थियो:

“तपाईंले भन्नु भएको कुरा मैले सुने। तपाईंले मागेको सबै धूपी अनि सल्लाका रूखहरू दिनेछु।

9 मेरो सेवकहरूले यी रूखहरू लबानोनदेखि समुद्रसम्म ल्याउनेछन्। तब ती रूखहरू बाँध्नेछु अनि तपाईंले इच्छा गर्नु भएको ठाउँसम्म बगाएर पठाउने छु। त्यहाँ म तिनीहरूलाई जम्मा गर्ने छु अनि तपाईंले तिनीहरूलाई आफ्नो साथ लिएर जान सक्नु हुन्छ। बदलामा तपाईंले मेरो घर परिवारको लागि खान पठाईदिनुहोस्।”

10 यसकारण हीरामले सुलेमानलाई उसलाई चाहे जति सक्दो देवदारु अनि गोब्रेसल्लाको रूखहरू जुटाए।

11 सुलेमानले हीरामलाई 20,000 मुरी* गर्ह र 20 मुरी† भद्राक्षको तेल प्रत्येक वर्ष उसको परिवारको निम्ति जुटाए।

12 परमप्रभुले प्रतिज्ञा गर्नुभए अनुसार सुलेमानलाई बुद्धि दिनुभयो। हीराम र सुलेमान मात्र शान्ति थियो। यी दुइ राजाहरूले आफ्नो सन्धि गरेका थिए।

13 राजा सुलेमानले यस कार्यमा सघाउ पुर्याउन इस्राएलका तीस हजार मानिसहरूलाई बोलाए।

14 राजा सुलेमानले अदोनीराम नाउँको व्यक्तिलाई प्रमुख बनाए। सुलेमानले मानिसहरूलाई तीन वटा दलमा विभाजन गरे। प्रत्येक दलमा 10,000 मानिसहरू थिए। प्रत्येक दलले लबानोनमा एक महीना काम गरे अनि तब दुइ महीना घर जाने गर्द थिए।

15 सुलेमानले पर्वतीय क्षेत्रमा 80,000 मानिसहरूलाई काममा लगाए। ती मानिसहरूको काम चटान काट्नु थियो। चटान बोक्ने मानिसहरू 70,000 थिए।

16 काम गर्ने मानिसहरूको काम हेर्ने 3,300 नाईकेहरू पनि थिए।

17 राजा सुलेमानले मन्दिरको आधारशिलाको निम्ति तिनीहरूलाई विशाल अनि मूल्यवान ढुङ्गाहरू काट्ने आदेश दिएका थिए। ती ढुङ्गाहरू सावधानीपूर्वक काटियो।

18 तब सुलेमानका कारीगरहरू, हीरामका कारीगरहरूले अनि गबालीहरू ढुङ्गामा बुटा काट्ने काम गरे। तिनीहरूले मन्दिर निर्माणको निम्ति ढुङ्गा अनि काठहरू तयार पारे।

6

सुलेमानद्वारा मन्दिरको निर्माण

1 तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 वर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो वर्ष थियो। यो वर्षको दोस्रो महीना, जिवको* महिना थियो।

2 मन्दिर 60 हात लामो, 20 हात चौडा अनि 30 हात अग्लो थियो।

3 मन्दिरको मण्डप 20 हात अग्लो अनि 10 हात चौडा थियो। बरन्डा मुख्य भागसम्म बडाएको थियो। यसको लम्बाई मन्दिरको चौडाईको बराबर थियो।

4 त्यहाँ मन्दिरमा साँघुरा झ्यालहरू थिए। यी झ्यालहरू बाहिरबाट साँघुरो अनि भित्रबाट फराकिलो थियो।

* 5:11: 20,000 मुरी अर्थात “1,20,000 कुशल।”

† 5:11: 20 मुरी अर्थात “995 गैलेन,” वा “171 पाथी।”

* 6:1: जिव हिब्रू महीनाको नाम।

5 तब सुलेमानले मन्दिरको मुख्य भागको वरिपरि कोठाहरूको लहर बनाए। यी कोठाहरू एका अर्काको माथि बनाइएका थिए। कोठाहरूको लहर तीन तल्ला अग्लो थियो।

6 कोठाहरू मन्दिरको भित्तासँग मिलाएका थिए, तर तिनका निदालहरू भित्ता माथि बनाइएका थिएनन्। माथि मन्दिरको भित्ता पातलो थियो। यसकारण ती कोठाहरूको एकतिर बनाइएको भित्ता तलको भन्दा पातलो थियो। सबै भन्दा माथिल्लो तलाका कोठाहरू पाँच हात चौडा थिए। माझका कोठाहरू छः हात चौडा थिए। त्यस माथिका कोठाहरू सात हात चौडा थिए।

7 कर्मीहरूले भित्ता बनाउनमा विशाल ढुङ्गाहरू प्रयोग गरे। कर्मीहरूले ढुङ्गा त्यस ठाउँमा काटे जहाँ जमीनबाट तिनीहरूलाई बाहिर निकालिइएको थियो। यस कारण मन्दिरमा मार्तल, बन्चरो अथवा अरु कुनै फलामको हात हतियारको हल्ला थिएन।

8 मन्दिरको तल्लो तलाको प्रवेश-द्वार दक्षिण तिर थियो। भित्रतिर दोस्रो तलाका कोठाहरूमा जाने भर्थाडहरू थिए अनि त्यहाँबाट तेस्रो तलामा जाने।

9 यसकारण सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। मन्दिरको प्रत्येक भाग धूर्पाको फल्याकले ढाकेको थियो।

10 सुलेमानले भवनको चारैतिर कोठाहरू पनि बनाएर सिध्याए। प्रत्येक तला पाँच हात अग्लो थियो। कोठाहरूको आड दिने देवदास्का दलानहरू चरको कोठाहरू सित मिलाएको थियो।

11 परमप्रभुले सुलेमानलाई भन्नुभयो,

12 “यदि तैले भयो सबै विधि र विधान पालन गरिस भने म ती सबै काम गर्नेछु जसका लागि मैले तेरा पिता दाऊसँग प्रतिज्ञा गरेको थिएँ।

13 अनि तैले बनाएको यस मन्दिरमा इश्राएलका नानीहरूको बीचमा बसेछु। म इश्राएलका मानिसहरूलाई कहिले पनि छोड्ने छैन।”

14 यस प्रकार सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए।

15 मन्दिर भित्रका ढुङ्गाका भित्ताहरूलाई धूर्पाका फल्याकहरूले ढाकिएको थियो। धूर्पाका फल्याकहरू भुइँदेखि छानासम्म ठोकिएका थिए। ढुङ्गाको भुइँमाथि सल्लाका फल्याकहरू ओच्छ्याइएका थिए।

16 तिनीहरूले मन्दिरको पछिल्लिर 20 हात लामो अनि गहिरो एउटा कोठा बनाएका थिए। तिनीहरूले यस कोठाका भित्ताहरूमा ठोकेका थिए। यस कोठालाई महा पवित्र स्थान भनिन्थ्यो।

17 महा पवित्र स्थानको अघि मन्दिरको मुख्य भाग थियो। यो कोठा 40 हात हामो थियो।

18 तिनीहरूले यस कोठाका भित्ताहरू धूर्पाका फल्याकहरूद्वारा ढाकेको थियो भित्ता दिवालका कुनै ढुङ्गाहरू देखिदैन थिए। तिनीहरूले देवदास्को तकताहरूमा लौकाहरू अनि फूलहरू को चित्रहरू कुँटेका थिए।

19 सुलेमानले मन्दिरको पछाडी तल गहिरो कोठा बनाए। यो कोठा परमप्रभुको करारको सन्दूकको लागि थियो।

20 यो कोठा 20 हात लामो, 20 हात चौडा अनि 20 हात अग्लो थियो।

21 सुलेमानले यस कोठालाई शद्ध सुनले ढाके उनले महा पवित्र स्थानको प्रवेश सामुने, सुनको साङ्गलीहरू लगाए।

22 मन्दिरको सबै भाग सुनले ढाकेको थियो। महा पवित्र स्थान अघिको वेदी पनि सुन जडिएको थियो।

23 कर्मीहरूले कसब स्वर्गदूतका मूर्तिहरूका पखेटा समेत बनाएका थिए। भद्राक्ष काठको मूर्तिहरू बनाएका थिए। यी कसब दूतहरूका मूर्तिहरू महा पवित्र स्थानमा स्थापना गरिएका थिए। प्रत्येक स्वर्गदूतको मूर्ति 10 हात अग्लो थिए।

24-26 दुवै कसब स्वर्गदूतहरू एउटै नापका थिए अनि एकै प्रकारले बनाइएका थिए। प्रत्येक कसब स्वर्गदूतका दुइवटा पखेटा थिए। पखेटा पाँच हात लामा थिए। एउटा पखेटाको एक छेउदेखि अर्को छेउ 10 हात लामो थियो। अनि प्रत्येक कसब स्वर्गदूत 10 हात अग्लो थिए।

27 यी कसब स्वर्गदूतहरूलाई महा पवित्र स्थानमा स्थापना गरिएको थियो। तिनीहरूको पखेटाले एका-अर्काको छेउमा उभिएका थिए। तिनीहरूको पखेटाले एका अर्काका कोठाको माझमा स्पर्श गरेको थियो। अरु दुइ पखेटाहरूले प्रत्येक भित्तालाई स्पर्श गरेको थियो।

28 दुइ कसब स्वर्गदूतहरूलाई सुनले जडिएको थियो।

29 मुख्य र भित्री कोठाको वरिपरि भित्ताहरूमा कसब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्र अंकित गरिएको थियो।

30 दुवै कोठाको भुइँमा सुन जडिएको थियो।

31 कर्मीहरूले भद्राक्ष काठको दुइवटा दैलो बनाएका थिए। तिनीहरूले ती कोठाहरू महा पवित्र स्थानको प्रवेश-द्वारमा लगाएका थिए। दैलोको चारैतिरको चौखट पाँचवटा बाहुले बनाइएको थियो।

32 तिनीहरूले दुइवटा दैलो भद्राक्ष काठको बनाएका थिए। कर्मीहरूले दैलोमा कसब स्वर्गदूत, ताडको रूख अनि फूलहरू चित्र अङ्कित गरेका थिए। तब तिनीहरूले दैलोलाई सुनले मारे।

33 तिनीहरूले प्रवेश-द्वारदेखि मुख्य कोठासम्म पनि दैलो बनाएका थिए। तिनीहरूले एउटा चारकुने दैलोको चौखट बनाउनमा भद्राक्षको काठ प्रयोग गरे।

34 तब तिनीहरूले ती दैलोहरू बनाउनमा सल्लाको काठ प्रयोग गरे। त्यहाँ दुइवटा दैलाहरू थिए। प्रत्येक दैलोको दुइवटा मोडहरू थिए।

35 तिनीहरूले दैलाहरूमा कसब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्रले सजाएका थिए। तब तिनीहरूले तिनलाई सुनले ढाकेका थिए।

36 तब तिनीहरूले भित्री आँगन बनाए। त्यस आँगनको वरिपरि भित्ता बनाए। प्रत्येक भित्ता तीन लहर काटेको ढुङ्गा अनि एक लहर धूर्पाको काठद्वारा बनाइएको थियो।

37 तिनीहरूले मन्दिरको निर्माण कार्य वर्षको दोस्रो महीना जिव महिनामा शुरू गरेका थिए। इश्राएलका राजाको रूपमा सुलेमानको चौथो वर्ष बितेको थियो।

38 मन्दिर वर्षको आठौँ महीना बलमा पूरा भयो। यो समय सुलेमानले जनगण माथि शासन गरेको एघारौँ वर्ष थियो। मन्दिरको निर्माण कार्य पूरा हुनमा सात वर्ष लाग्यो। मन्दिरको निर्माण योजना अनुरूप नै भयो।

7

सुलेमानको महल

1 राजा सुलेमानले आफ्नो लागि एउटा महल बनाए। उसको महल बनाउनका लागि 13 वर्ष लाग्यो।

2 उनले “लबानोनको वन” नाउँ भएको भवन बनाए। यो 100 हात लामो, 50 हात चौडा अनि 30 हात अग्लो थियो। यसमा चार लहर देवदारका खाम्बाहरू थिए। प्रत्येक खाम्बाको माथि देवदारको मुकुट थियो।

3 खाम्बाहरूको लहरमाथि देवदास्का दलमीहरू थिए। तिनीहरूले देवदास्को दलमीहरूको माथि छानाका लागि देवदास्को तख्ता ठोकेका थिए। खाम्बाको प्रत्येक खण्डमा 15 वटा दलमीहरू थिए। सब जम्मा 45 वटा दलमीहरू त्यहाँ थिए।

4 त्यहाँ तीनलहर एकाअर्कामा फकिएका ढोकाहरू थिए।

- 5 प्रत्येक छेऊमा तीनवटा दैलाहरू थिए। सबै ढोकाहरू अनि चौखटहरू चारकुने थिए।
- 6 सुलेमानले “खाम्बाहरूद्वारा मण्डप” पनि बनाए। यो 50 हात लामो अनि 30 हात चौडा थियो। द्वार मण्डपको अधि खाम्बाहरूमा आधारित छानो थियो।
- 7 सुलेमानले एउटा सिंहासन कक्ष पनि बनाए जहाँ तिनी जनगणलाई न्याय दिने गर्दथे। उनले त्यसको नाउँ “न्यायको कक्ष” राखेका थिए। त्यो कोठा भुईँदेखि छानासम्म देवदारको काठ ठोकिएको थियो।
- 8 सुलेमान बस्ने महल न्यायको कक्षको भित्र थियो। यो महल न्यायको कक्ष जस्तै बनाइएको थियो। उनले यस्तै प्रकारको घर आफ्नी पत्नी, मिश्रका राजाकी छोरीका लागि बनाएका थिए।
- 9 यी सबै भवनहरू बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए। यी ढुङ्गाहरू आराद्वारा चाहिएको आकारमा काटिएका थिए। तिनीहरू अधि अनि पछि काटिएका थिए। यी बहुमूल्य ढुङ्गाहरू जगदेखि भिन्तारको माथिल्लो तहसम्म लगाइएका थिए। आँगनको वरिपरिको भिन्तारसम्म बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए।
- 10 जग ढुला-ढुला बहुमूल्य ढुङ्गाहरूद्वारा स्थापित गरिएको थियो। केही ढुङ्गाहरू 10 हात लामा अनि अरू 8 हात लामा थिए।
- 11 यी ढुङ्गाहरूको माथि अरू बहुमूल्य ढुङ्गाहरू अनि देवदारका बलाहरू थिए।
- 12 महलको आँगन, मन्दिरको आँगन अनि मन्दिरको मण्डपको वरिपरि भिन्तारहरू थिए। ती भिन्तारहरू तीन लहर ढुङ्गा अनि एक लहर देवदारका काठद्वारा मन्दिर निर्मित थियो।
- 13 राजा सुलेमानले हीराम नाउँ भएको मानिसलाई एउटा सन्देश सोरमा पठाए। सुलेमानले हीरामलाई यरूशलेम बोलाए।
- 14 हीरामकी अमा नमाली कुल समूहको इश्राएली थिईन। उनका मृत पिता सोरका थिए। हीराम काँसाका जिनिसहरू बनाउँथे। तिनी धेरै नै कुशल अनि अनुभवी कारीगर थिए। यसकारण राजा सुलेमानले आउने निम्तो पठाए अनि हीरामले स्वीकार गरे। यसकारण राजा सुलेमानले हीरामलाई काँसाको कामको प्रमुख बनाए। हीरामले काँसाद्वारा बनिने सबै जिनिसहरू बनाए।
- 15 हीरामले काँसाका दुइवटा खाम्बा बनाए। प्रत्येक खाम्बा 18 हात लामो अनि 12 हात गोलो थियो। खाम्बाहरू खोक्रा थिए अनि धातु तीन इञ्च* मोटो थियो।
- 16 हीरामले दुइवटा काँसाका मुकुटहरू पनि बनाए जो 5 हात अग्ला थिए। हीरामले ती मुकुटहरू खाम्बाको माथि राखे।
- 17 नव उनले जालीहरू मुकुटहरू ढाक्न साङ्गालीहरू बनाए। उसले प्रत्येक मुकुटमाथि सातवटा राखे।
- 18 त्यसपछि उनले दारीम जस्तै देखिने दुइ लहर अलंकरण बनाए। तिनीहरूले खाम्बाहरूको माथि मुकुटलाई ढाक्नका लागि प्रत्येक खाम्बाको जाली माथि ती काँसाका दारीमलाई सजाए।
- 19 खाम्बाथि स्थापित गरिएका खावोशीरहरू 5 हात अग्लो थिए त्यो फूलहरू झैं देखिन्थे।
- 20 मुकुटहरू खाम्बाहरूमाथि राखिएका थिए। तिनीहरू सबै बटुका जस्तो जालीको माथि थिए। त्यस ठाउँमा प्रत्येक मुकुट वरिपरि 200 वटा दारीमहरू लहरहरू सजाएका थिए।
- 21 हीरामले ती दुइ काँसाका खाम्बाहरूलाई मन्दिरको मण्डपमा स्थापित गरेका थिए। एउटा खाँबो प्रवेशद्वारको दक्षिणतिर अनि अर्को उत्तरतिर गाडिएको थियो। दक्षिणको खाँबोको नाउँ याकीन राखियो। उत्तरको खाम्बाको नाउँ बोआज राखियो।
- 22 तिनीहरू फूल अकारका मुकुटहरूलाई खाम्बाहरूको माथि राखे। यस प्रकार दुइवटा खाम्बाको काम सिध्याइएको थियो।
- 23 तब हीरामले काँसाको गोलो खडकुँलो बनाए। तिनीहरूले त्यस खडकुँलोको नाउँ “समुद्र” राखे। भाँडो 30 हात गोलो थियो। यो 10 हात चौडा अनि 5 हात गहिरो थियो।
- 24 खडकुलो (घ्याम्पा) बाहिरी छेऊमा एउटा घेरा थियो। घेराको किनारमा भाँडोको वरिपरि काँसाको लौकाहरूको दुइ लहर थियो। काँसाका लौकाहरू भाँडोको चारैतिर जो राखिए एक टुक्रा घ्याम्पा सँग थियो।
- 25 भाँडो 12 वटा काँसाका सौँदेहरूमाथि राखिएको थियो। सबै 12 वटा सौँदेहरू भाँडोको बाहिर हेरिरहेका थिए। तीनवटाले उत्तर तिर हेरेका थिए, तीनवटा पूर्व, तीनवटा दक्षिण अनि तीनवटा पश्चिमतिर हेरेका थिए।
- 26 भाँडोको मोटाइ एक बिन्ता मोटो थियो। भाँडोको घेरो अथवा फूलका पत्रदल जस्तै थियो। भाँडोमा 2,000 पार्थी† आँट्थ्यो।
- 27 तब हीरामले दशवटा काँसाको ठेलागाडाहरू बनाए। प्रत्येक 4 हात लामो, 4 हात चौडा अनि 3 हात अग्ला थिए।
- 28 ठेलागाडाहरू चौखटमा चारकुने पाटा ठोकेर बनाइएका थिए।
- 29 ती लौका अनि घेराहरूमाथि पाटा अनि चौखटहरूमा काँसाका सिंह, सौँदे अनि कर्ब स्वर्गदूतहरू कुँदिएका थिए माथि अनि तल सिंगहरू र सौँदेहरू फूलहरू कुदेर कांसलाई मार्तोलले पिटेर बनाएका थिए।
- 30 प्रत्येक ठेलागाडीमा चारवटा काँसाका चक्काहरू धुराहरू समेत थिए। कूनामा ढुलो भाँडोको आधारकालागि काँसाको टेकुआ बनाइएको थियो। टेकुआहरूमा काँसालाई पिटेर बनाइएका फूलका आकारहरू थिए।
- 31 त्यहाँ बटुकाको मथिल्लो खुल्ला भागको वरिपरिको निम्ति एउटा आधार थियो, आधार एक हात अग्लो अनि व्यासको खोल्ने डेढ हातहरू थिए।
- 32 चौखटको तल चारवटा चक्काहरू थिए। चक्काहरू, डेढ हात व्यास भएका थिए। चक्काहरूको माझ धुराहरू ठेलागाडासँग जोडिएको थियो।
- 33 चक्काहरू रथका चक्काहरू जस्तै थिए। चक्काको जम्मे जिनिस-धुरी, घेरो, डन्डीहरू तथा धुराहरू काँसाको बनाइएको थियो।
- 34 प्रत्येक ठेलागाडाको चार कूनामा चारवटा आधारहरू थिए। तिनीहरू सबै ठेलागाडासँग जोडिएका थिए।
- 35 प्रत्येक ठेला गाडाकोमाथि वरिपरि आधा हात अग्लो गोलो घेरा थियो। त्यसलाई एउटै बनाउनलाई त्यो त्यसका आधारहरूसित जोडिएको थियो।
- 36 ठेलागाडाको बगल अनि चौखटमा कर्ब स्वर्गदूतहरू, सिंह अनि ताडको रथहरूको काँसाको चित्रहरू थिए। यी चित्रहरू ठेलागाडीको सबै ठाउँमा अंकित गरिएका थिए जहाँ-जहाँ कोठाहरू थिए। ठेलागाडाको वरिपरि भएको चौखटमा फूलहरूका नक्सा कुँदिएका थिए।
- 37 हीरामले एकै प्रकारका दशवटा ठेलागाडाहरू बनाए। प्रत्येक गाडा गलेको काँसाबाट अनि ढालेर बनाएको थियो। यसकारण सबै गाडाहरू एउटै नाप अनि आकारमा बनाएको थियो।
- 38 हीरामले दशवटा बटुकाहरू पनि बनाए। दशवटा ठेलागाडा मध्ये प्रत्येकका लागि एउटा बटुको थियो। प्रत्येक बटुको चार हात चौडा थियो। बटुकोमा लगभग 40 पार्थी क्षमता थियो।
- 39 हीरामले मन्दिरको दक्षिणतिर पाँचवटा अनि उत्तरतिर अरू पाँचवटा ठेलागाडीहरू स्थापित गरेका थिए।

* 7:15: 3 इञ्च अर्थात् “चार अङ्गुली।” † 7:26: 2,000 पार्थी अर्थात् “11,000 गैलन।”

40-45 हीरामले भौंडाहर्, बेल्चा अनि स साना बटुकाहर् बनाए। हीरामले सबै जिनिसहर् राजा सुलेमानले मागे अनुसार बनाए। परमप्रभुकोको मन्दिरका लागि हीरामले बनाएका सामानहर्को सूची यस्तो छः

2 खाम्बाहर्;
खाम्बाहर्को माथि बटुका जस्ता 2 मुकुटहर्;
वरिपरि ढाक्ने जालीहर्;
2 जालीका लागि 400 वटा दारीमहर्;
खाम्बाहर्को माथि दुइवटा बटुकाहर्लाई ढाक्ने प्रत्येक जालीका दुइलहर दारीमहर् थिए।
प्रत्येक ठेलागाडाया बटुका भएको 10 ठेलागाडाहर्;
तल बाह्रवटा सँगेहर् माथि टूलो भौंडो;
भौंडाहर्, स-साना बेल्चाहर्, स साना बटुकाहर्;
अनि सबै भौंडाकुँडाहर् परमप्रभुको मन्दिरकालागि।

हीरामले यी सबै सामानहर् राजा सुलेमानले चाहे अनुसार नै बनाए। तिनीहर् सबै पालिस लगाएको काँसाको बनाइएका थिए।
46-47 सुलेमानले यी चीजहर् बनाउनमा प्रयोगगरिएको काँसा कहिले पनि जोखेनन। जोखु उचित थिएन। यस कारण काँसाको सम्पूर्ण ओजन थाह भएन। राजाले यी चीजहर् सुक्कोत व शरतानबीच यर्दन नदीको छेउमा बनाउने आदेश दिएका थिए। तिनीहर्ले यी जिनिसहर् काँसा गलाए अनि भुईँमा बनाइएको साँचोमा ढाले बनाए।
48-50 सुलेमानले धेरै सुनका सामानहर् मन्दिरका लागि बनाउने आदेश पनि दिए। सुलेमानले मन्दिरका लागि सुनद्वारा बनाउन लगाएका सामानहर् यी हुन;

सुनको वेदी; सुनको टेबल
परमेस्वरलाई चढाइएको विशेष रोटी यहाँ राखिन्थ्यो।
सुनको सामादान (महापवित्र स्थानको अघि उत्तरतिर पाँचवटा अनि दक्षिणतिर पाँचवटा थिए);
सुनका फलहर्, दियोहर् अनि चिम्टाहर्;
शुद्ध सुनका कचौराहर्, बाती छिम्लने कैचीहर्, स-साना कचौराहर्, थालहर् अनि कोइला बोक्ने थुपौराहर्;
मुख्य कक्षका देलाहर्का लागि तथा भित्री कोठा (अति पवित्रस्थल) को देलाहर्का लागि सुनका कञ्जाहर् बनाए।

51 यस प्रकार राजा सुलेमानले परमप्रभुको मन्दिरका लागि आफूले चाहे अनुरूप काम पूरा गरे। तब राजा सुलेमानले ती सबै जिनिसहर् जम्मा गरे जो उनका पिता दाऊदले यस उदेश्यका लागि जोगाए राखेका थिए। उनले यी चीजहर् मन्दिरमा ल्याए। उनले चाँदी र सुन परमप्रभुको मन्दिरको भण्डारमा थन्काए।

8

मन्दिरमा करारको सन्दूक

1 त्यसपछि राजा सुलेमानले इस्त्राएलका बृद्ध-प्रधानहर्, विभिन्न कुल-वंशका प्रमुखहर्, र इस्त्राएलका कुल-वंशहर्का अगुवाहर्लाई बोलाए। उनले तिनीहर्लाई यस्शलेममा आउने आदेश दिए। सुलेमानले परमप्रभुको करारको सन्दूकलाई दाऊदको शहरबाट जसलाई सियोन पनि भनिन्थ्यो, ल्याउन चाहन्थे।

2 यसकारण सबै इस्त्राएलका मानिसहर् वर्षको सातौं महीनामा त्यसको महीनाको चाडको समयमा मानिसहर् सुलेमानसित भेटा हुन्थे।

3 इस्त्राएलका सबै बृद्ध प्रधानहर् त्यस ठाउँमा पुगे। तब पूजाहारीहर्ले पवित्र सन्दूक उठाए।

4 तिनीहर्ले भेट हुने पाल अनि पालमा रहेका सबै पवित्र चीज-बीजहर् समेत परमप्रभुको पवित्र सन्दूक सित बोके। लेवीकुहर्ले यी सामानहर् बोक्नमा पूजाहारीलाई सघाए।

5 राजा सुलेमान अनि इस्त्राएलका सारा समुदाय करारको सम्झौता सन्दूक अघि भेला भए। तिनीहर्ले धेरै बलिहर् चढाए। तिनीहर्ले यति धेरै भेडाहर् अनि पशुहर् मारे, कुनै मानिसले गर्त्ती गर्न सकेन।

6 तब पूजाहारीहर्ले परमप्रभुको करारको सन्दूकलाई यथा स्थानमा स्थापित गरे। यो ठाउँ मन्दिरमा महा पवित्र स्थानको भित्र थियो। करारको सन्दूकलाई करुब स्वर्गदूतहर्को पंखेटाको तल स्थापित गरियो।

7 करुब स्वर्गदूतहर्का पंखेटा पवित्र सन्दूक माथि फिजिएका थिए। तिनीहर्ले पवित्र सन्दूक अनि यसको खाम्बाहर्लाई ढाकि दिए।

8 यी थाम्ने खाम्बाहर् धेरै लामा थिए। अति पवित्र स्थानको अघि उभिने कुनै मानिसले खाम्बाहर्को छेउ देख्न सक्थ्यो। तर बाहिरबाट कुनैपनि मानिसले तिनीहर्लाई देख्न सक्दैन थिए। खाम्बाहर् आज पनि त्यहाँ छन्।

9 पवित्र सन्दूक भित्र मात्र दुइवटा दुइगाका पाटीहर् थिए। यी पाटीहर् तिने थिए जसलाई मोशाले होरेब नाउँ भएको ठाउँमा पवित्र सन्दूकभित्र राखेका थिए। होरेब त्यो ठाउँ थियो जहाँ परमप्रभुले इस्त्राएलका मानिसहर्सँग तिनीहर् मिश्रबाट बाहिर निस्केपछि करार बाँध्नुभएको थियो

10 पूजाहारीहर्ले पवित्र सन्दूकलाई अति पवित्र स्थानमा स्थापित गरे। जब पूजाहारीहर् पवित्र स्थानबाट बाहिर आए, परमेस्वरको मन्दिरमा बादल भरियो।

11 पूजाहारीहर्ले आफ्नो काम निरन्तर गर्न सकेनन् किनभने मन्दिर परमेस्वरको महिमाले भरियो।

12 तब सुलेमानले भनेः

“परमप्रभुले अकाशमा चम्काउँन घाम बनाउनुभयो,
तर उहाँले कालो बादलमा बस मन पराउनुभयो।
13 मैले तिम्रो लागि अचम्मको मन्दिर बनाए एउटा ठाउँ
जहाँ तिम्री संधि बस्ने छो।”

14 इस्राएलका सबै मानिसहरू त्यहाँ उभिएका थिए। यसर्थ राजा सुलेमान तिनीहरूतिर फर्किए अनि परमेश्वरलाई तिनीहरूका लागि आशीर्वाद दिने बिन्ती गरे।

15 तब राजा सुलेमानले भने,

“परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्। उहाँले परमप्रभुले भन्नुभयो उहाँले मेरो पितासँग प्रतिज्ञा गर्नु भएको पूरा गर्नु भयो।

16 मैले इस्राएलका मानिसहरूलाई मिश्रबाट ल्याएको दिनदेखि अहिले सम्म मेरे सत्कारमा मन्दिर निर्माण गर्नका लागि इस्राएलको परिवार समूहहरूबाट कुनै शहरलाई छानेको थिइन। तर इस्राएलका मानिसहरूमाथि शासन गर्नका लागि मैले दाऊदलाई मन पराएको छु।’

17 “मेरा पिता दाऊदले परमप्रभु इस्राएलका परमेश्वरको सत्कार गर्नका लागि एउटा मन्दिर बनाउन सार्हे नै चाहेका थिए।

18 तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नु भएको थियो, ‘म जान्दछु, मेरो सत्कारका लागि तिमी एउटा मन्दिर बनाउन सार्हे नै इच्छुक छौ, अनि यो राम्रो कार्य हो, तिमी मेरो मन्दिर बनाउन चाहन्छौ।

19 तर तिमी नै त्यो मानिस होइनौ जसलाई मैले मन्दिर बनाउनका लागि रोजेको छु। तिम्रो छोराको मेरो मन्दिर बनाउने छ।’

20 “यसकारण परमप्रभुले त्यो प्रतिज्ञा पूरा गर्नु भएको छ, जो उहाँले दिनुभएको थियो। अहिले म मेरा पिता दाऊदको ठाउँमा राजा छु। अब म परमप्रभुले भन्नुभए जस्तै इस्राएलका मानिसहरू माथि शासन गर्ने छुँ। परमप्रभु इस्राएलका परमेश्वरको लागि मैले मन्दिरको निर्माण गरे।

21 मैले मन्दिरमा पवित्र सन्दकका लागि एउटा ठाउँ बनाएँ। पवित्र सन्दकभित्र परमप्रभुले हाम्रा पुर्खाहरूसित गर्नुभएको करार-पत्र छ। परमप्रभुले जब करार गर्नुभयो तब उहाँले हाम्रा पुर्खाहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो।”

22 तब सुलेमान परमप्रभुको वेदी अघि उभिए। सबै मानिसहरू उनको अघि उभिएका थिए। राजा सुलेमानले आफ्नो हात फिजाए अनि अकाशतिर हेरे।

23 उनले भने:

“परमप्रभु, इस्राएलका परमेश्वर, अकाश अथवा धर्तीमा तपाईं जस्तो अरु कुनै परमेश्वर छैन। तपाईंले आफ्ना भक्तहरूसँग करार गर्नुभएको छ किनभने तपाईं उनीहरूलाई प्रेम गर्नु हुन्छ तपाईं आफ्नो वचनलाई पूरा गर्नुहुन्छ तपाईं तपाईंको अनुसरण गर्ने मानिसहरूका लागि दयालु अनि सौचो हुनुहुन्छ।

24 तपाईंले आफ्ना सेवक, मेरा पिता दाऊदसँग प्रतिज्ञा गर्नु भएको थियो तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो तपाईंले प्रतिज्ञा आफ्नै मुखबाट गर्नु भएको थियो। अनि आफ्नो विशाल शक्तिको बलमा तपाईंले आफ्नो प्रतिज्ञालाई आज सत्य साबित गर्नुभयो।

25 अब, हे परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्ना सेवक तथा मेरा पिता दाऊदसँग गरेको अर्को प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले भन्नुभएको थियो, ‘दाऊद, तिम्रा छोराहरूले ध्यानसँग मेरा आज्ञा पालन गर्नु जसरी तिमीले गरेका थियो। यदि तिनीहरूले यसो गरे भने तिम्रा वंशबाट कसैले सधिनै इस्राएलका मानिसहरूमाथि शासन गर्ने छ।’

26 अनि फेरि, हे, परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंलाई मेरा पितासँग गरेको प्रतिज्ञालाई निरन्तर राख्न अनुरोध गर्दछु।

27 “तर, मेरा परमेश्वर! तपाईं सौँचै पृथ्वीमाथि बास गर्नु हुन्छ? सम्पूर्ण अकाश अनि स्वर्गको सर्वोच्च स्थानले पनि तपाईंलाई राख्न सक्दैन। तब मैले बनाएको यस घरले तपाईंलाई कसरी राख्न सक्छ?

28 तर कृपया मेरा प्रार्थना अनि मेरो अनुरोध सुनी दिनुहोस्। म तपाईंको सेवक हुँ अनि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। मेरो यो प्रार्थना सुनीदिनु होस्। आज तपाईंसँग प्रार्थना गरिरहेको छु।

29 विगतमा तपाईंले भन्नु भएको थियो, ‘मेरो सत्कार गरिनेछ।’ यस कारण यस मन्दिरलाई रात-दिन हेर्नुहोस्। यस मन्दिरमा गरेको प्रार्थना सुनीदिनुहोस्।

30 परमप्रभु, म अनि तपाईंका मानिसहरू यस ठाउँमा आउने छौं अनि तपाईंमा प्रार्थना गर्ने छौं। कृपया प्रार्थनासुनी दिनुहोस्! हामी जान्दछौं, तपाईं स्वर्गमा बस्नु हुन्छ। हामी हाम्रो प्रार्थना सुनीदिने अनि हामीलाई क्षमा गर्न अनुरोध गर्दछौं।

31 “यदि एउटा मानिसले अर्को व्यक्तिको विरुद्ध पापहरू गर्‍यो भने, उसलाई यहाँ वेदीमा ल्याइन्छ। यदि त्यो मानिस दोषी छैन भने, तब उसले उसलाई निर्दोष छु भनि शपथ खान लगाउनेछ।

32 तब स्वर्गमा उसलाई सुन्नुहोस् अनि उसप्रति न्याय गर्नुहोस्। यदि मानिस दोषी छ भने उसलाई कृपा गरेर दोषी देखाउनुहोस्। अनि यदि मानिस निर्दोष छ भने कृपया उसलाई निर्दोष भएको देखाउनु होस्।

33 “कहिले काँही तपाईंका मानिसहरूले तपाईंको विरुद्धमा पाप कार्य गरे भने उनका शत्रुहरूले उनीहरूलाई परास्त गर्छन्। तब मानिसहरू तपाईंतिर फर्किन्छन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। मानिसहरूले यस मन्दिरमा नै तपाईंको प्रार्थना गर्नेछन्।

34 कृपया उनीहरूलाई स्वर्गाबाट सुनि दिनुहोस्। तपाईंको मानिसहरूको पापलाई क्षमा गरि दिनुहोस् अनि तिनीहरूलाई आफ्नो धर्ती फेरि प्राप्त गर्न दिनुहोस्। तपाईंले यो धर्ती उनका पुर्खाहरूलाई दिनु भएको थियो।

35 “कहिले काँही तिनीहरू तपाईंको विरुद्धमा पापकार्य गर्छन् अनि तपाईंले तिनीहरूको धर्तीमा पानी पर्न नै बन्द गरी दिनुहुन्छ। तब तिनी यस ठाउँतिर फर्केर प्रार्थना गर्नेछन् अनि तपाईंको नाउँको स्तुति गर्नेछन्। तपाईंले तिनीहरूलाई दुःख दिनुहुन्छ अनि तिनीहरू आफ्नो पाप कार्यका लागि अफसोच गर्नेछन्।

36 यसर्थ कृपया स्वर्गमा नै तिनीहरूको प्रार्थना सुनि दिनुहोस्। तब हाम्रो पाप क्षमा गर्नुहोस्। मानिसहरूलाई सही बाटोमा हिँड्ने ज्ञान दिनुहोस्। तब, हे परमप्रभु तिनीहरूलाई दिएको धर्तीमा पानी पार्नुहोस्।

37 “धर्ती सार्हे नै सुक्छा हुनसक्छ अनि यसमा कुनै अन्न उम्रिने छैन। अथवा जनसाधारणमा महामारी फिजिन सक्छ। हुन सक्छ, फल्दै गरेको सबै अन्नहरू करीरहरूद्वारा नष्ट हुनेछ। हाम्रा मानिसमाथि केही शहरहरूमा तिनका शत्रुहरूद्वारा आक्रमण हुन्छ। अथवा हाम्रा धेरै मानिसहरू बीमार हुनेछन्।

38 जब यस मध्ये कुनै एउटा घटना घट्छ अनि जब एउटा व्यक्ति अथवा इस्राएलीहरूले तिनीहरूको पापहरूको क्षमा माग्छ अनि तिनीहरूले यस मन्दिरबाट तपाईंको हात उठाउँछ।

39 तपाईंले आफ्नो वासस्थान स्वर्गाबाट कृपया उसको प्रार्थना सुनिदिनु होस्। मानिसहरूको मनभित्रको छ। तपाईंले मात्र जान्नुहुन्छ। यसकारण प्रत्येक मानिससित उसले गरेका कार्य अनुसार व्यवहार गर्नुहोस्।

40 यस्तो गरी दिनु होस् जसले गर्दा तपाईंका मानिसहरू जतिञ्जेलस बाँच्ने छन् त्यतिञ्जेल डराउने गर्छन्, जबसम्म तपाईंले हाम्रा जो पिता-पुर्खाहरूलाई दिनभएको भूमिमा तिनीहरूलाई बस दिनु हुनेछ।

41-42 “अरु ठाऊंका मानिसहरूले तपाईंको महानता र क्षमताको विषयमा सुन्नेछन्। तिनीहरू टाढा-टाढाबाट यस मन्दिरमा प्रार्थना गर्न आउने छन्।

43 स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको प्रार्थना सुनि दिनुहोस्। कृपया अरु ठाऊंका मानिसहरूले भनेको कुरा विचार गरिदिनुहोस्। तब ती मानिसहरू डराउने छन अनि इस्राएलका मानिस सरह तपाईंको आदर गर्नेछन्। तब सबै ठाऊंका मानिसहरूले जान्नेछन्, मैले तपाईंको सम्मानमा यो मन्दिर बनाएँ।

44 “कहिले-कहिले तपाईं आफ्ना भक्तजनलाई तिनीहरूका शत्रुहरूको विरुद्धमा युद्ध गर्ने आदेश दिनुहुन्छ। तब तपाईंका मानिसहरू यस शहरतिर बढ्ने छन जुन तपाईंले चुन्नुभएको थियो अनि मैले तपाईंको सम्मानमा यस मन्दिरको निर्माण गरेको छु। तिनीहरू तपाईंमा प्रार्थना गर्नेछन्।

45 त्यस समयमा स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको प्रार्थना सुनि दिनुहोस् अनि तिनीहरूलाई सहायता गर्नुहोस्।

46 “तपाईंका मानिसहरूले तपाईंका विरुद्धमा पाप गर्नेछन्। म यो जान्दछु किनभने प्रत्येक मानिसले पाप गर्छ। तब तिनीहरूसँग तपाईं क्रोधित हुनुहुनेछ र तपाईंको क्रोधद्वारा। तपाईंले तिनका शत्रुहरूलाई तिनीहरूमाथि विजय हासिल गराउनु हुनेछ। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउने छन् अनि टाढा नजीक कतै अर्को जग्गामा राख्छन्।

47 त्यस टाढाको ठाऊंका तपाईंका मानिसहरूले के भयो भनी सोच्ने छन्। आफ्नो पाप कार्यका लागि तिनीहरू क्षमा-याचना गर्नेछन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। तिनीहरू भन्ने छन्, ‘हामीले पाप गरेका छौं अनि भूल गरेका छौं।’

48 तिनीहरू ती टाढा ठाऊंका कैदी हुनेछन्। तर यदि तिनीहरू कैदीमा हृदा सम्पूर्ण हृदयले तपाईं कहाँ आउँछन् अनि तिनीहरू तपाईंको भूमिलाई हेर्दै प्रार्थना गर्छन जुन तपाईंले तिनीहरूका पिता-पुर्खालाई दिनु भएको थियो। यस शहरलाई तपाईंले चुन्नु भएको थियो अनि यो मन्दिर तर्फ जुन मैले तपाईंको सम्मान मा बनाएँ।

49 तपाईंले तिनीहरूलाई तपाईंको निवास स्थान स्वर्गबाट सुनि दिनुहोस् अनि तिनीहरूसित राम्रो व्यवहार गर्नुहोस्।

50 तपाईंका मानिसहरूका सबै पाप क्षमा गरिदिनुहोस्। अनि तपाईंको विरुद्धमा गरेको पाप क्षमादान दिनुहोस्। तिनीहरूका शत्रुहरूलाई तिनीहरूसित दयालु बनाइ दिनु होस्।

51 सम्झना रहोस्, तिनीहरू तपाईंकै जाति हुन। सम्झना रहोस्, तिनीहरूलाई तपाईंले नै मिश्रबाट ल्याउनु भएको हो। यसो गरेर तिनीहरूलाई तपाईंले बलेको आगोबाट बचाउनु भएको थियो।

52 “हे परमप्रभु परमेश्वर, कृपया मेरो प्रार्थना सुनिदिनु होस् अनि इस्राएलका आफ्ना मानिसहरूको प्रार्थना सुनिदिनु होस्। तिनीहरूको प्रार्थना कुनै पनि बेला सुनिदिनुहोस् जब तिनीहरू सहायताका लागि तपाईंसँग बिन्ती गर्छन्।

53 तपाईंले तिनीहरूलाई पृथ्वीका सबै मानिसहरूबाट आफ्ना विशेष मानिसहरूको रूपमा चुन्नुभएको छ। परमप्रभु तपाईंले हाम्रो लागि यस्तो गर्नेछु भनी वचन दिनुभएको थियो। तपाईंले आफ्नो सेवक मोशालाई मिश्रबाट हाम्रा पुर्खाहरूलाई ल्याउनमा प्रयोगगर्नु भएको थियो।”

54 सुलेमानले परमेश्वरसँग त्यो प्रार्थना गरे। उनले वेदीको अघि घुँडा टेकेका थिए। सुलेमानले आफ्नो पाखुरा स्वर्गतिर उठाएर प्रार्थना गरे। तब सुलेमानले प्रार्थना सिध्याए अनि उभिए।

55 तब उनले परमेश्वरसँग ठूलो स्वरमा इस्राएलका मानिसहरूलाई आशीष दिने बिन्ती गरे। सुलेमानले भने:

56 “परमेश्वरको स्तुति गर! उहाँले इस्राएलका आफ्ना मानिसहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। अनि उहाँले हामीलाई शान्ति दिनुभएको छ! परमप्रभुले आफ्नो सेवक मोशालाई प्रयोग गर्नु भएको थियो अनि इस्राएलका मानिसहरूलाई धेरै राम्रा-राम्रा प्रतिज्ञा गर्नु भएको थियो। अनि परमप्रभुले आफ्नो प्रत्येक प्रतिज्ञालाई पूरा गर्नु भएको छ!

57 म प्रार्थनागर्छु, परमेश्वर सधैं हामीसँग हुनुहुनेछ जसरी उहाँ हाम्रा पुर्खाहरूसँग हुनुहुन्थ्यो। म प्रार्थनागर्छु, परमप्रभुले कहिलेपनि हामीलाई छोडनुहुनेछैन।

58 म प्रार्थनागर्छु हामी उहाँतिर फर्कनेछौं अनि उहाँको अनुसरण गर्नेछौं। तब हामी ती सबै ऐन, निर्णय र आदेशहरू पालन गर्ने छौं जो उहाँले हाम्रा पुर्खाहरूलाई दिनुभएको थियो।

59 म आशा गर्छु, हाम्रा परमप्रभुले सधैं नै यो प्रार्थना सम्झना गर्नुहुनेछ जुन मैले चढाएको छु। म प्रार्थना गर्छु, परमप्रभुले आफ्नो सेवक राजा अनि इस्राएलका मानिसहरूका लागि यी सबै कामहरू गर्नुहुनेछ। म प्रार्थना गर्छु उहाँले यो काम प्रत्येक दिन गर्नु हुनेछ।

60 (जब परमप्रभुले यी कार्यहरू गर्नु हुनेछ।) तब संसारका सबै मानिसहरूले जान्नेछन हाम्रा परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ।

61 सबै मानिसहरूले परमप्रभु हाम्रा परमेश्वर प्रति भक्त र सत्य हुनुपर्छ। तिमिले सधैं नै उहाँको विधि-विधान र आदेशहरू अनुसरण र पालन गर्नुपर्छ। तिमिले भविष्यमा पनि नियमित रूपमा नियम पालन गर्नुपर्छ जस्तो अहिले गर्दैछौं।”

62 तब राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले उनीसँगै परमप्रभुलाई बलि चढाए।

63 सुलेमानले 22,000 सौंहे अनि 1,20,000 भेडाहरू बलि चढाए। यी सबै मेलबलि भेट बलि थिए। यस प्रकार इस्राएलका राजा अनि मानिसहरूले परमप्रभुलाई मन्दिर समर्पण गरे।

64 त्यस दिन राजा सुलेमानले मन्दिर अघिको आंगन पनि समर्पण गरे। उनले होमबलि, अन्नबलि अनि पशुहरूको बोसो चढाए जुन मेलबलि समर्पण थियो। राजा सुलेमानले यी बलि अनि भेटीहरू आंगनमा चढाए। उनले यसो गरे किनभने भित्र परमप्रभुको अघि बनाइएको काँसाको वेदीमा यी सबै चीजहरू अटाऊँदैन थियो।

65 यसकारण यस प्रकार राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले त्यस समयमा चाड मनाए। सम्पूर्ण इस्राएलीहरू उत्तरमा हमात पासदेखि मिश्र नदीको सीमानाहरूसम्म त्यहाँ थिए। त्यहाँ एउटा ठूलो मानिसहरूको भिड थियो। तिनीहरू परमप्रभुको सामुने जम्मा भएका थिए। तब तिनीहरू अझै सात दिनसम्म त्यहाँ बसे। तिनीहरूले सबैजम्मा 14 दिन चाड मनाए।

66 अर्को दिन सुलेमानले मानिसहरूलाई घर फर्किने आदेश दिए। तिनीहरू सबैले राजालाई धन्यवाद दिए अनि सबै खुशी मनाउँदै घर फर्किए। तिनीहरू खुशी थिए किनभने परमप्रभुले उहाँको सेवक दाऊद र इस्राएलका सबै मानिसहरूका निम्ति यी सबै राम्रो कार्यहरू गर्नु भएको थियो।

9

परमेश्वर सुलेमान कहाँ फेरि आउँनु हुन्छ

1 यस प्रकार सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूरा गरे। सुलेमानले ती सबै चीजहरू बनाए जो उनी बनाउन चाहन्थे।

2 तब परमप्रभु सुलेमानको सामु त्यसरी नै फेरि प्रकट हुनु भयो जसरी यस अघि गिबोनमा प्रकट हुन भएको थियो।

3 परमप्रभुले उनलाई भन्नुभयो:

‘मैले तिप्रो प्रार्थना सुनें। मैले ती कुराहरू सुनें जुन तिमीले मलाई गर्ने बिन्ती गरेका थियौं। तिमीले यो मन्दिर बनायौं। अनि मैले यसलाई पवित्र स्थल बनाएँ। यसकारण मेरो त्यहाँ मदा-सर्वदा सत्कार हुनेछ। मै यसकोमाथि नजर राख्छु अनि यसको विषयमा सधैं विचार राख्छु।’

4 तिमीले मेरो सेवा त्यसरी नै गर जसरी तिम्रा पिता दाऊदले गरेका थिए। उनी असल र इमान्दारी थिए र तिमीले मैले आज्ञा गरेका सबै कुरा मानेर मेरा विधि-विधानहरू पालन गर्ने पर्छ।

5 यदि तिमीले यी सब कामहरू गर्थौं भने मै तिम्रो परिवारबाट एक जनालाई सधैं इस्त्राएलको राजा बनाउँछु भनी बचन दिन्छु। मैले तिम्रा पिता दाऊदसँग यस्तै प्रतिज्ञा गरेको थिएँ। मैले उनलाई भनेको थिएँ, इस्त्राएलको शासन तिप्रो उनको सन्तानहरूबाट एक जनाले चलाउने छ।

6 “तर यदि तिमी अथवा तिम्रा सन्तानले मेरो अनुसरण गर्न छोडेमा अनि नियम र आदेश पालन नगरे जो मैले तिमीलाई दिएको छु अनि यदि तिमीले अर्कै देवताहरूको पूजा र प्रार्थना गर्न थाल्यौं भने,

7 तब म इस्त्राएललाई त्यो भूमि छोडन वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्त्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्त्राएलमाथि हँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाउँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन् तर यदि तिमीले मेरो अनुसरण गर्दैनौं भने म यसलाई ध्वंस पार्नेछु।

8 यो मन्दिर ध्वंस हुनेछ। प्रत्येक मानिस जो यसलाई हेर्नेछ, आश्चर्य चकित हुनेछ। तिनीहरूले सोध्ने छन्, ‘परमप्रभुले यो मन्दिर र भूमि प्रति यस्तो भयंकर कार्य किन गर्नु भयो?’

9 अरू मानिसहरूले जवाफ दिनेछन्, ‘यस्तो किन भयो भने तिनीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई त्यागेका थिए। उनले आफ्ना पुर्खाहरूलाई मिश्रबाहिर ल्याएका थिए। तर तिनीहरूले अरू नै देवताहरूका अनुसरण गर्ने निर्णय लिए। तिनीहरू ती देवताहरूको पूजा र सेवा गर्न थाले। यसकारणले गर्दा परमप्रभुले यी सबै नराम्रा कार्यहरू तिनीहरूका लागि गरिदिनु भयो।’ ”

10 परमप्रभुको मन्दिर अनि राजाको महल बनाउनलाई राजा सुलेमानलाई बीस वर्ष लाग्यो।

11 अनि बीस वर्षपछि राजा सुलेमानले सोरका राजा हीरामलाई गालीलमा 20 वटा शहरहरू दिए। सुलेमानले राजा हीरामलाई यी शहरहरू दिए किनभने हीरामले सुलेमानलाई मन्दिर र महल बनाउनमा सघाउ पुर्याएका थिए। हीरामले सुलेमानलाई सबै धूपी र सल्लाका रूख अनि सुन दिएका थिए जो सुलेमानले मागेका थिए।

12 यसर्थ हीरामले सोरबाट शहरहरू हेर्न यात्रा शुरू गरे जो सुलेमानले दिएका थिए। जब उनले ती शहरहरू देखे, उनी खुशी भएनन्।

13 उसले राजालाई भने, “मेरा प्रिय भाइ, के यही शहरहरू तपाईंले दिनु भएको?” राजा हीरामले त्यस क्षेत्रको नाउँ काबूल राखे अनि त्यो क्षेत्रलाई आज पनि काबूल भनिन्छ।

14 हीरामले मन्दिर निर्माणमा काम लगाउन राजा सुलेमानलाई 120 तोडा सुन पठाएका थिए।

15 राजा सुलेमानले दासहरूलाई उसको महल र मन्दिर बनाउने काममा वाध्य गराएका थिए। तब उसले ती दासहरूलाई अरू धेरै सामान्य बनाउने काममा लागे। उनले मिल्ने निर्माण गरे। उनले यस्तैहरूको वरिपरि पर्खाल पनि निर्माण गरे। तब उनले हासोर, मगिदो अनि गेसेर शहरहरू फेरि बनाए।

16 कुनै समय मिश्रका राजाले गेसेर शहर माथि आक्रामण गरेका थिए यसलाई भस्म परेका थिए। उनले कनानी मानिसहरूलाई मारे जो त्यहाँ बसे गर्दथे। सुलेमानले फिरऊनकी छोरीसँग विवाह गरे। यस कारण फिरऊनले त्यो शहर सुलेमानलाई विवाहको दाईजोको रूपमा दिए।

17 सुलेमानले त्यो शहर फेरि बनाए। सुलेमानले तल्लो बेत-हेरोन पनि बनाए।

18 राजा सुलेमानले यहदा मरुभूमिमा बालात र तामार शहर पनि बनाए।

19 राजा सुलेमानले ती शहरहरू पनि बनाए जहाँ अन्न र चीजहरू राख्नेगरे अनि उनले आफ्ना रथ अनि घोडाहरूका लागि ठाउँ बनाए। राजा सुलेमानले धेरै चीजहरू बनाए जो उनले यरूशलेम, लबानोन अनि अन्य आफूद्वारा शासित ठाउँहरूमा चाहेका थिए।

20 ती ठाउँहरूमा जो मानिसहरू थिए तिनीहरू इस्त्राएली थिएनन्। ती मानिसहरू एमोरी, हिती, परिज्जी, हिब्बी अनि यबूसी थिए।

21 इस्त्राएलीहरू ती मानिसहरूलाई सर्वनाश पार्न योग्य भएनन्। तर सुलेमानले तिनीहरूलाई दासको रूपमा काम गर्न वाध्य गराए। तिनीहरू अझै पनि दास नै छन्।

22 सुलेमानले कुनै इस्त्राएलीलाई उनको दास हुन वाध्य गराएनन्। इस्त्राएलका मानिसहरू सैनिक, सरकारी अधिकारीहरू, कप्तान अनि रथका सेनापति र चालक थिए।

23 सुलेमानका योजनाहरूमा 550 पर्यवेक्षकहरू थिए। तिनीहरू मानिसहरू हर्ताकर्ता थिए जो काम गर्दथे।

24 फिरऊनकी छोरी दाऊदको शहरबाट महलमा पुगी जो सुलेमानले उनकै लागि बनाएका थिए। तब उनले मिल्ने निर्माण गरे।

25 सुलेमान वर्षको तीन पटक वेदीमा होमबलि र मेलबलि चढाउने गर्दथे। यो त्यही वेदी थियो जसलाई सुलेमानले परमप्रभुका लागि बनाएका थिए। राजा सुलेमान परमप्रभुको अधि धूप पनि जलाउने गर्दथे। तिनले मन्दिरलाई राम्रो अस्थामा राखे।

26 राजा सुलेमानले एर्योन गेबेरमा पानी जहाज पनि बनाए। यो शहर एदोम क्षेत्रमा लाल सागरको किनारमा एलोट नजिक छ।

27 राजा हीरामसित केही मानिसहरू थिए जो समुद्रको विषयमा मनगरे जान्दथे। ती मानिसहरू प्रायः जहाजमा यात्रा गर्दथे। राजा हीरामले ती मानिसहरूलाई सुलेमानको नाविक बेडामा सेवा गर्न सुलेमानका मानिसहरूसँग काम गर्न पठाए।

28 सुलेमानका जहाजहरू ओपीर गए। यी जहाजहरूले ओपीरबाट लगभग 420 तोडा सुन राजा सुलेमान कहाँ ल्याए।

10

शबाकी रानीको सुलेमानसँग भेट

1 शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अन्धारा प्रश्रहरू लिएर उनको जाँच गर्न आइन्।

2 तिनले सेवकहरूको साह्रै दुलो सम्ह लिएर यरूशलेम तिर यात्रा गरिन्। दुलो संख्यामा मसात्ला, रत्र अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्रहरू सोधिन् जो उनले सोचेकी थिइन्।

3 सुलेमानले सबै प्रश्रहरूको उत्तर दिए। तिनको कुनै पनि प्रश्रको उत्तर दिनका लागि अन्धारा थिएनन्।

4 शबाकी रानीले सुलेमान औधी बुद्धिमान छन् भन्ने बुझिन्। उनले त्यो महल पनि देखिन् जो राजाले बनाएका थिए।

5 रानीले खाना खाने टेबल र खाद्य-सामग्री पनि देखिन्। तिनले राजाका अधिकारीका बसे ठाउँ अनि हाजिर हुने अनि उसको देखेखर्ब गर्न नोकरहरूले लगाएका लुगाहरू उनले उनको भोजन-सामग्री तथा मन्दिरमा गरिएको भेट देखिन्। ती सबै चीजहरूले साँच्चै नै उनलाई चकित पारेर, लामो सास फेर्ने बनाइ दिए।

6 यसर्थ रानीले राजालाई भनिन्, “मैले मेरो देशमा तपाईंको बुद्धि अनि गरेको सबै कामहरूको विषयमा धेरै कुरा सुनेकी थिएँ अनि प्रत्येक कुरा साँचो छ।”

7 मैले तबसम्म विस्वास गरेकी थिइन जबसम्म म आएँ आफ्ना आँखाले हेर्न पाएकी थिइन। म देख्दै छु मैले जे सुनेकी थिएँ, त्यो भन्दा बढी यहाँ छ। तपाईंको सम्पत्ति र बुद्धि मानिसहरूले बताएको भन्दा धेरै बढी छ।

8 तपाईंले परमप्रभु तपाईंका परमेश्वरको प्रशंसा गर्नु पर्छ किनभने उहाँ खूशी हुनुभयो अनि तपाईंलाई इस्त्राएलका राजा बनाउनु भयो। उहाँले तपाईंलाई इस्त्राएलका राजा बनाउनु भयो ताकि तपाईंले जुन सही हो त्यही गर्नु हुन्छ अनि आफ्ना प्रजाहरूसित असल व्यवहार गर्नु भयो।

9 परमप्रभु तपाईंको परमेश्वरको स्तुति होस! उहाँले तपाईंलाई इस्त्राएलको राजा बनाएर खूशी हुनुहुन्छ। परमप्रभु परमेश्वरले इस्त्राएललाई सदा-सर्वदा प्रेम गर्नुहुन्छ। वहाले तपाईंलाई राजा बनाउनु भयो। यसकारण तपाईंले तपाईंको अधीनसित के सही हो अनि सच्चाइले कार्य गर्नु होस।”

10 तब शीबाकी रानीले राजालाई लगभग 120 तोडा सुन दिइन्। उनले तिनलाई धेरै मसालाहरू र रत्नहरू पनि दिइन्। शीबाकी रानीले सुलेमानलाई अरू कसैले इस्त्राएलमा ल्याएको भन्दा बढी नै मसाला दिइन्।

11 हीरामको जहाजले ओप्रीबाट सुन ल्याएको थियो। ती जहाजले धेरै नै विशेष काठ र रत्नहरू पनि ल्याएका थिए।

12 सुलेमानले मन्दिर र महलमा अधि दलानी बनाउन काठ प्रयोग गरे उसले गाउने बजाउनेहरूका निम्ति वीणा र साराङ्गी बनाउनुमा काठ प्रयोग गरे। कसैले पनि यस प्रकारको काठ इस्त्राएलमा ल्याएको थिएन अनि कसैले पनि त्यस प्रकारको काठ कहिल्यै देखेको थिएन।

13 तब राजा सुलेमानले शीबाकी रानीलाई ती उपहारहरू दिए जुन तिनले आफ्नो लागि चुनिन। तब उनले तिनलाई यस्ता वस्तुहरू दिए जो तिनले माग्निन्। त्यसपछि, रानी र उनका सेवकहरू आफ्नो देश फर्किए।

14 राजा सुलेमानले प्रत्येक वर्ष तौल 666 तोडा* सुन प्राप्त गर्दथे।

15 व्यापारिक जहाजहरूमा सुन ल्याउन छोडेर उनी पसले र व्यापारीहरू अनि अरबका राजा तथा देशका प्रशासकहरूबाट पनि सुन प्राप्त गर्दथे।

16 राजा सुलेमानले 200 वटा सुनको पाताका ठूला ढालहरू बनाएका थिए। प्रत्येक ढालमा लगभग 600 शेकेल कुटेको सुन थियो।

17 तीन सयवटा सुनको पाताका साना ढालहरू पनि बनाए। प्रत्येक ढालमा लगभग तीन मीन सुन लागेको थियो। राजाले तिनीहरूलाई “लबाबानोको वन” नाउँ भएको महलमा राखेका थिए।

18 राजाले ठूलो हात्तीको दाँतको सिंहासन पनि बनाए। उनले त्यसलाई शुद्ध सुनले ढाके।

19 सिंहासनमा पुग्ने छःवटा सिंढीहरू थिए। सिंहासनको पछिल्लो भागको आकार गोले थियो। आसनको दुवैतिर बाहुहरू थिए। आसनको बगलहरूको प्रत्येक सिंढीमा दुइवटा सिंढीहरूको मूर्तिहरू।

20 छःवटा सिंढीहरूमध्ये पनि प्रत्येकमा दुइवटा सिंढी थिए। प्रत्येकको अन्तमा एउटा सिंढी थियो। अरू राज्यमा यस प्रकारको केही थिएन।

21 सुलेमानका सबै प्याला र गिलासहरू सुनका थिए। अनि “लबाबानोको वन” नाउँक महलमा सबै भाँडा-कुँडाहरू शुद्ध सुनका बनाइएका थिए। महलमा केही पनि चाँदीको बनाइएको थिएन। सुलेमानको समयमा सुन यति ज्यादा थियो कि मानिसहरू चाँदीलाई महत्वपूर्ण सम्झिँदैन थिए।

22 राजासित धेरै व्यापारिक जहाजहरू थिए। ती जहाजहरू हीरामका जहाजहरू सितै यात्रा गर्थ्यो। प्रत्येक तीन वर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हात्तीको दाँत पुच्छर नभएको वाँदहरू र मजुरहरू ल्याउने गर्थ्यो।

23 सुलेमान धर्तीमा सबैभन्दा महान, राजा थिए। उनी सबै राजाहरू भन्दा बढी धनी र बुद्धिमान थिए।

24 सबै ठाउँका मानिसहरू राजा सुलेमानलाई हेर्न चाहन्थे। तिनीहरू परमेश्वरले उनलाई दिएको ज्ञान-बुद्धि सुन चाहन्थे।

25 प्रत्येक वर्ष मानिसहरू राजालाई हेर्न आउँथे। अनि प्रत्येक मानिसले उपहार ल्याउने गर्दथे। तिनीहरू सुन र चाँदीले बनाएको बस्तुहरू, लुगाफाटा, हतियार, मसाला, घोडाहरू र खच्चर ल्याउने गर्दथे।

26 यसकारण सुलेमानसँग धेरै-धेरै रथहरू र घोडाहरू थिए। उनीसँग 1,400 रथ अनि 12,000 घोडाहरू थिए। सुलेमानले ती रथहरूका लागि विशेष शहरहरू बनाए। यसकारण रथहरू ती शहरहरूमा राखिएको थिए। राजा सुलेमानले केही रथहरू यरूशलेममा आफूसँग पनि राखेका थिए। राजाले इस्त्राएललाई सम्पन्न बनाएका थिए।

27 राजाले इस्त्राएललाई एउटा धनी देश बनाए। यरूशलेम शहरमा चाँदी, चट्टान जस्तै सामान्य थियो अनि देवदारको काठ निम्ति भूमितिर उगने प्रशस्त अञ्जीरको रूख जस्तै सामान्य थियो।

28 सुलेमानले मिश्र अनि क्यूएबाट घोडाहरू ल्याएका थिए। उनका व्यापारीहरूले तिनीहरूलाई क्यूएमा किने अनि इस्त्राएलमा ल्याए।

29 मिश्रको एउटा रथको मोल लगभग 600 शेकेल चाँदी थियो अनि एउटा घोडाको मोल पौने 150 शेकेल चाँदी थियो। सुलेमानलेलाई हिली र अरामीका राजाहरूलाई घोडा र रथहरू बिक्री गरिदिए।

11

सुलेमान अनि उनकी धैः पत्नीहरू

1 राजा सुलेमान आइमाईहरूलाई माया गर्दथे। इस्त्राएल राष्ट्रका नभएतापनि उनी धेरै आइमाईहरूलाई माया गर्दथे। तिनीहरूमा फिरऊन की छोरी, हिली आइमाईहरू अनि मोआब, अम्मोन, एदोम र सीदोनका आइमाईहरू थिए।

2 बितेको समयमा इस्त्राएलका मानिसहरूलाई परमप्रभुले भन्नु भएको थियो, “तिमीहरूले अर्को राष्ट्रका मानिसहरूसँग विवाह गर्नु हुँदैन। यदि तिमिले गर्थौं भने त्यहाँका मानिसहरूले उनीहरूकै देवताहरूको अनुसरण गर्नु बाध्य गर्छन्।” तर सुलेमान ती सबै आइमाईहरूको प्रेमा परे।

3 सुलेमानका 700 पत्नीहरू थिए। (यी आइमाईहरू अर्को राष्ट्रका प्रमुखहरूका छोरीहरू थिए।) उनीसँग 300 दासीहरू पनि थिए जो उनका लागि पत्नी जस्तै नै थिए। उनकी पत्नीहरूले उनलाई परमेश्वरबाट टाढा जान बाध्य गरे।

4 जब सुलेमान बुढा भए, उनकी पत्नीहरूले उनलाई अरू देवताहरूको अनुसरण गर्नु लगाए। सुलेमानले आफ्नो परमप्रभुलाई सम्पूर्ण हृदयले अनुसरण गरेरनु जस्तो उनका पिता दाऊदले गरेका थिए।

5 सुलेमानले सीदोन देवता अश्रतातेको पूजा गरे। अनि सुलेमानले अम्मोनीहरूका धिनलाग्दा देवता मिल्कोमको पूजा गरे।

6 यसकारण सुलेमानले परमप्रभुको सामु अपराध गरे। उनले आफ्नो परमप्रभुको अनुसरण त्यस प्रकार गरेरनु जसरी उनका पिता दाऊदले गरेका थिए।

7 सुलेमानले कमोसको पूजा गर्नका लागि एउटा स्थलको निर्माण गरे। कमोस मोआबीहरूको घृणास्पद देवमूर्ति थियो। सुलेमानले त्यो पूजा-स्थल यरूशलेम छेउको पहाडमा बनाए। त्यसै पहाडमा सुलेमानले मोलेकका लागि पूजा-स्थल बनाए। मोलेक अम्मोनीहरूको घृणास्पद देवमूर्ति थियो।

8 तब सुलेमानले अरू देशका सबै पत्नीहरूका लागि त्यसै नै गरे। उनकी पत्नीहरू धूप बाल्ने गर्दथे अनि आफ्ना देवताहरूलाई बलि चढाउने गर्दथे।

9 सुलेमान परमप्रभु इस्त्राएलका परमेश्वरलाई पछ्याउन देखि टाढिँदै गए। यस कारण परमप्रभु सुलेमानसँग रिसाउनु भयो। परमप्रभु सुलेमानको सामु दुइ पटक देखा पर्नु भएको थियो।

10 परमप्रभुले सुलेमानलाई भन्नु भएको थियो, तिमिले अरू देवताहरूको अनुसरण गर्नु हुँदैन। तर सुलेमानले परमप्रभुको आदेश पालन गरेरनु।

* 10:14: 666 तोडा अर्थात् “79,920 पाउण्ड” वा 22,977 किलोग्राम।”

11 यसकारण परमप्रभुले सुलेमानलाई भन्नुभयो, “तिमीले मसित भएको करार भत्ताभुङ्गा बनाउनु मन परायौ। तिमीले मेरो आदेश पालन गरेका छैनौ। यसकारण म प्रतिज्ञा गर्दछु, म तिमीबाट राज्य लिनेछु। म यसलाई तिम्रा सेवकहरू मध्ये एक जनालाई दिनेछु।

12 तर म तिम्रा पिता दाऊदको कारण जबसम्म तिमी जीवित रहन्छौ, म तिम्रो राज्य लिने छैन। म तिम्रो छोरा राजा नभएसम्म पखिनेछु तब म तिनीबाट लिने छु।

13 तैपनि, म तिम्रो छोराबाट सबै राज्य लिने छैन। म एउटा वंशमाथि शासन गर्न दिनेछु। म यसो दाऊदका लागि नै गर्नेछु। तिनी राम्रा सेवक थिए। अनि म यो यस्शलेमका लागि गर्नेछु। मैले मन पराएको शहर यो नै थियो।”

सुलेमानका शत्रुहरू

14 त्यस समयमा परमप्रभुले एदोमका हददलाई सुलेमानको शत्रु बनाउनु भयो। हदद एदोमका राजाको परिवारका थिए।

15 यस्तो यसरी नै भयो। पहिला दाऊदले एदोमलाई परास्त गरेका थिए। योआब दाऊदको फौजका सेनापति थिए। योआब एदोममा मेरेका मानिसहरू गडान गए। योआबले अझै जिउँदै रहेका सबै मानिसहरूलाई मारे।

16 योआब अनि सबै इस्राएलीहरू एदोममा छुः महिना बसे। त्यस समयमा तिनीहरूले एदोमका सबै मानिसहरूलाई मारिदिए।

17 तर त्यस समयमा हदद मात्र सानो केटा थियो। यसकारण हदद मिश्रतिर भाग्यो। उसको पिताका केही सेवकहरू उससँग गए।

18 तिनीहरूले मिधान छोडे अनि पाराना गए। पारानामा केही अरू मानिसहरू तिनीहरूसँग मिसिए। तब सम्पूर्ण दल मिश्र गए। तिनीहरू मिश्रका राजा फिरऊनकहाँ गए अनि गृहार मागे। फिरऊनले हददलाई एउटा घर अनि केही जग्गा दिए। फिरऊनले उनलाई समर्थन गरे अनि खानका लागि खाद्य दिए।

19 फिरऊनले हददलाई साँढै नै मन पराए। उसले उसको विवाहको व्यवस्था गरिदिए फिरऊनकी साली थिइन् रानी तहपनेसकी बहिनी थिइन्।

20 यसकारण तहपनेसकी बहिनीको विवाह हददसँग भयो। तिनीहरूको एउटा छोरा जन्मियो जसको नाउँ गन्बत राखे। रानी तहपनेसले गन्बतलाई आफ्ना नानीहरू सँग फिरऊनको महलमा हुर्किने अनुमति दिइन्।

21 मिश्रमा हददले सुने, दाऊदको चोला उठ्यो। उनले यो पनि सुने, फौजका सेनापति योआबको मृत्यु भयो। यसकारण हददले फिरऊनलाई भने, “दयागरी मलाई मेरो देशमा आफ्नो घर जान दिनुहोस्।”

22 तर फिरऊनले भने, “मैले तिमीलाई चाहिएको प्रत्येक वस्तु यहाँ दिएको छु! तिमी किन तिम्रो देशमा फर्किन चाहन्छौ?”

हददले उत्तर दिए, “कृपा गरेर मलाई घर फर्किन दिनुस्।”

23 परमेस्वरले अर्को एक जना मानिसलाई पनि सुलेमानको शत्रु बनाउनुभयो। उनी एल्यादाका छोरा रसोन थिए। रसोन आफ्नो मालिकबाट भागेका थिए। उनका मालिक सोबाका राजा हददेजेर थिए।

24 दाऊदले जब सोबाको सैनिकलाई परास्त गरेका थिए तब रसोनले केही मानिसहरूलाई जम्मा गरे अनि एउटा सानो फौजको प्रमुख भए। रसोन दमीशक गए अनि उहाँ बसे। रसोन दमीशकका राजा भए।

25 रसोनले अराममा शासन गरे। उनी इस्राएलीलाई घृणा गर्दथे, यसकारण सुलेमान जीवित रहून्जेलसम्म इस्राएलको शत्रु भए। रसोन र हददले इस्राएलका लागि धेरै समस्याहरू सृष्टि गरे।

26 नबातका छोरा यारोबाम सुलेमानका सेवकहरू मध्ये एक जना थिए। यारोबाम एषैम कुल समूहका थिए। उनी सरेदा शहरका थिए। यारोबामकी आमा सस्आ नाउँकी विधवा थिइन्। उनी राजाको विरोधमा गईन्।

27 यही कारण हो कसरी यारोबाम राजाको विरुद्ध बागी भए। सुलेमानले मिलो बनाउँदै थिए अनि आफ्ना पिताको नाउँमा बनिएको दाऊदको शहरको पर्खाल भित्रको खाली जग्गा मर्मत गराउँदै थिए।

28 यारोबाम एकदमै योग्यवान व्यक्ति थिए। सुलेमानले उसलाई भएको थाहा गर्नुभयो। यस कारण सुलेमानले यसुफको कुल समूहको कर्मीहरूको जिम्मावाला बनाए।

29 एक दिन यारोबाम यस्शलेम यात्रा गरिरहेका थिए। शीलोकाम अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एकत्रै थिए।

30 अहियाहले खास्टो खोले अनि च्यातेर बाह्र टुक्रा पारे।

31 तब अहियाहले यारोबामलाई भने, “यस खास्टोको दश टुक्रा तिमी आफ्नोलागि लेऊ। परमप्रभु इस्राएलका परमेस्वर भन्नुहुन्छ: ‘म सुलेमानको राज्यलाई टुक्राउनेछु अनि तँलाई दश कुलहरू दिनेछु।’

32 अनि म दाऊदको परिवारलाई मात्र एउटा वंशमाथि शासन गर्न दिनेछु। म तिनीहरूलाई यस वंशलाई मात्र लिन दिनेछु। म यो सब मेरो सेवक दाऊद अनि यस्शलेमका लागि गर्नेछु। यस्शलेम त्यो शहर हो जसलाई इस्राएलका सबै कुलहरूबाट रोजेको थिएँ।

33 म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुसरण गर्न छोडेको छ। ऊ सीदेनकी अशतारोको पूजा गर्दछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दछ। सुलेमानले साँचो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिडेन जसरी उसका पिता दाऊद हिडेका थिए।

34 यसकारण नै सुलेमानको कुलबाट राज्यलाई लिनेछु। तर म सुलेमानलाई उसको रहल जीवन सम्म शासन गर्न दिनेछु। यो म मेरो सेवक दाऊदका लागि गर्नेछु। मैले दाऊदलाई मन पराएँ किनभने उनले मेरो सबै आदेश र नियमहरू पालन गरे।

35 तर म उसको छोराबाट राज्यलाई लिनेछु अनि यारोबाम म तिमीलाई दशवटा कुलहरूमाथि शासन गर्न अनुमति दिनेछु।

36 म सुलेमानको छोरालाई एउटा वंशमाथि मात्र शासन गर्न अनुमति दिनेछु। म यसो यस कारण गर्छु किनभने मेरो सेवक दाऊदको शासन यस्शलेममा मेरोसम्म सधैं रहनेछ। यस्शलेमलाई मैले आफ्नो शहर रोजेको थिएँ।

37 तर म तिमीले चाहेको प्रत्येक कुरामाथि तिमीलाई शासन गर्न मौका दिनेछु। तिमी सम्पूर्ण इस्राएलमाथि शासन गर्नेछौ।

38 यी सबै काम म तिम्रो लागि गर्नेछु यदि तिमीले मेरो आदेश पालन गर्थौ सबै मेरो आदेशहरू मान्यो भने, यदि तिमी दाऊदले गरे जस्तै मेरो सबै नियम र आदेशहरू पालन गर्थौ भने, म तँ सित हुनेछु अनि तेरो सन्तानहरूलाई तँ पछि मैले दाऊदलाई गरे जस्तै शासन गर्न अनुमति दिनेछु! म इस्राएललाई तँलाई सोप्ने छु।

39 म दाऊदका सन्तानहरूलाई दण्ड दिनेछु किन भने सुलेमानले यस्तो कार्य गर्थो। तर म तिमीहरूलाई कहिले पनि दण्ड दिने छैन।”

सुलेमानको मृत्यु

40 सुलेमानले यारोबामलाई मार्नै चेष्टा गरे। तर यारोबाम भागेर मिश्र गए। तिनी मिश्रका राजा शीशककहाँ गए। यारोबाम त्यहाँ सुलेमानको मृत्यु नहुन्जेलसम्म बसे।

41 सुलेमानले आफ्नो शासन कालमा धेरै महान् अनि विवेकपूर्ण काम गरेका थिए। यी सबै काम सुलेमानको इतिहास नाउँक पुस्तकमा लेखिएका छन्।

42 सुलेमानले सारा इस्राएलमाथि यरूशलेमा चालीस वर्षसम्म शासन गरे।

43 सुलेमानको मृत्यु पछि उनलाई उनका पूर्वजहरू सँगै गाडीयो। आफ्ना पिता दाऊदको नाउँ भएको दाऊद शहरमा उनलाई गाडीयो। तब सुलेमानका छोरा रहबाम उनीपछि अर्को राजा भए।

12

गृह युद्ध

1 रहबाम राकेम गएका हुनाले रहबामलाई राजा बनाउनु सबै इस्राएलीहरू शक्रेम गएका थिए। नबातका छोरा यारोबाम अझै मिश्रमा थिए।

2 जब तिनले यो सुने अझ नबातका छोरो यारोबाम मिश्रमा नै थिए। तिनी राजा सुलेमानबाट भागेका थिए र मिश्रमा बसेका थिए। तिनी र सारा इस्राएली समूह रहबाम कहाँ गए अनि भने, राजा सुलेमान मरेपछि उनलाई उनका पूर्वजहरू सित गाडीयो। त्यसपछि उनका छोरा रहबाम नयाँ राजा भए।

3 इस्राएलका सबै मानिसहरू शक्रेम गए।

तिनीहरू रहबामलाई राजा बनाउन गएका थिए। रहबाम पनि राजा हुनका लागि शक्रेम गए। मानिसहरूले रहबामलाई भने,

4 “तिम्ना पिताले हामीलाई कठोर परिश्रम गर्न बाध्य गराए। अब यसलाई हाम्रो लागि सजिलो बनाऊ। तिम्ना पिताले हामी माथि लगाएको कठोर कार्य रोक। तब हामी तिम्नो सेवा गर्नेछौं।”

5 रहबामले भने, “अहिलेलाई जाऊ अनि तीन दिन पछि म कहाँ फर्केर आऊ।” यसकारण तिनीहरू सबै त्यहाँबाट गए।

6 केही बढापाका मानिसहरू थिए जसले सुलेमानलाई जिउँदो रहदा निर्णय लिनुमा सघाएका थिए। यसैकारण राजा रहबामले ती मानिसहरूलाई उनले के गर्नुपर्छ भनी सोधे। उनले भने, “ती मानिसहरूलाई म के उत्तर दिनेछु यस बारेमा तिमीहरू के सोच्छौं?”

7 ती बढा-प्रधानहरूले भने, “यदि आज तपाईंले मानिसहरूको इच्छा पूरा गरिदिनुभयो र तिनीहरूलाई दया पूर्ण उत्तर दिनुभयो भने तब तपाईंसँग इमान्दारी हुनेछ अनि तपाईंको जीवन भरि सेवा गर्नेछन्।”

8 तर रहबामले यो उपदेश सुनेनन्। उनले युवकहरूलाई केही सोधे जो उनका मित्र थिए।

9 रहबामले भने, “मानिसहरूले भने, ‘तिम्ना पिताले हामीलाई दिएको काम भन्दा सजिलो काम देऊ।’ यी मानिसहरूलाई के उत्तर दिनु हो यस बारे के भन्छौ? तिनीहरूलाई मैले के बताउनु पर्ने हो?”

10 राजाका युवा साथीहरूले भने, “ती मानिसहरू तपाईंका साथै आए अनि भने, ‘तिम्ना पिताले हामीलाई कठोर कार्य गर्न बाध्य गराए। अनि तपाईंलाई तिनीहरूको काम सजिलो बनाउन सोधिहेका छन्।’ तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘मेरो कान्छी ओलो मेरा पिताको कम्मर भन्दा टुलो छ।

11 मेरो पिताले तिमीहरूलाई कठोर कार्य गर्न बाध्य गराए। तर म तिमीलाई अझै कठिन काम गर्न लगाउने छु। मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई कोरा लगाउने छु जसमा धातुका धारीला टुक्रा हुनेछन् तिमीलाई घाइते गर्नका लागि।”

12 रहबामले मानिसहरूलाई बताएका थिए, “म कहाँ तिम्रो दिवमा आऊ।” यसकारण तीन दिनपछि इस्राएलका मानिसहरू रहबाम भए कहाँ फर्केर आए।

13 त्यस समयमा राजा रहबामले तिनीहरूसँग कडा कुरा गरे। उनले बढा-प्रधानका सर-सल्लाह सुनेनन्।

14 उनले त्यही गरे जो उनका साथीहरूले गर्न भनेका थिए। रहबामले भने, “मेरा पिताले तिमीहरूलाई कठोर कार्य गर्न बाध्य गराए। यस कारण म तिमीहरूलाई अझै कठोर कार्य दिनेछु। मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई घाइते बनाउनका लागि कोरा लगाउने छु जसमा धातुका धारीला टुक्राहरू हुनेछन्।”

15 यसकारण राजाले ति कुराहरू गरेनन् जो मानिसहरूले चाहेका थिए। यो सबको पछि परमप्रभुको इच्छा हुनु थियो। परमप्रभुले यो कार्य नबातका छोरा यारोबामलाई दिएको उनको वचन पूरा गर्नका लागि यस्तो गर्नुभयो। परमप्रभुले उहाँका प्रतिज्ञा यारोबामलाई दिनका निम्ति अगमवक्ता अहियाहलाई प्रयोग गर्नुभयो। अहियाह शीलोका थिए।

16 इस्राएलका सबै मानिसहरूले नयाँ राजाले उनीहरूको बिन्ती सुन्न अस्वीकार गरेको बुझे। यसकारण नै मानिसहरूले राजालाई भने:

“के हामी दाऊदको परिवारको हिस्सा हौं? होइनौं।

के हामी विशैको भूमिबाट केही पाउँछौं? पाउँदैनौं।

यसकारण इस्राएली हो, हामी आफ्नो घर जाऔं।

दाऊदका छोराको आफ्ना मानिस माथि शासन गरून्।”

यसकारण इस्राएलका मानिसहरू घर फर्किए।

17 तर रहबामले अझै इस्राएलीहरू माथि शासन गरिरहे जो यहदाका शहरहरूमा बसेका थिए।

18 अदोराम नाउँक एक जना मानिस त्यहाँ थिए जो श्रमिकहरूका जिम्मेदारी थिए। तब राजा रहबामले अदोरामलाई मानिसहरूसँग कुरा गर्न पठाए। तर इस्राएलका मानिसहरूले उसलाई ढुङ्गाले उसमाथि हानीरहे। तब राजा रहबाम आफ्नो रथमा चढन हतारिए अनि भागेर यरूशलेम गए।

19 यसकारण इस्राएलका मानिसहरू दाऊद परिवारको विरोधमा विद्रोह गर्थे अनि तिनीहरू आज पनि दाऊदको परिवारको विरोधमा छन्।

20 इस्राएलका सबै मानिसहरूले यारोबाम फर्किए आएको सुने। त्यसकारण तिनीहरूले उनलाई सभामा बोलाए अनि उनलाई सम्पूर्ण इस्राएलको राजा बनाए। यहदाको एउटा समूहले मात्र दाऊदको परिवारलाई अनुसरण गरिरह्यो।

21 रहबाम यरूशलेम फर्किए। उनले यहदा अनि बिन्यामीनको कुल समूहहरूलाई जम्मा गरे। त्यो 1,80,000 सैनिकहरूको फौज थियो। सुलेमानका छोरा रहबाम इस्राएलका मानिसहरूको विरुद्ध लडाईं गर्न चाहन्थे। उसले उसको राज्य फिर्ता लिन चाहन्थे।

22 तर परमप्रभुले एक जना अगमवक्तासँग बोल्नु भयो। उनको नाउँ शमायाह थियो। परमेश्वरले भन्नुभयो,

23 “यहदाका राजा, सुलेमानका छोरा रहबाम अनि यहदा तथा बिन्यामीनका मानिसहरूसँग पनि कुरा गर।

24 उनीहरूलाई भन, ‘परमप्रभुले भन्नुहुन्छ तिमीहरूले आफ्ना दाज्यू-भाइहरूको विरोध गर्नु हुँदैन। तिमीहरू मध्ये प्रत्येकले घर फर्किनु पर्छ। मैले नै यी घटनाहरू हुने बनाएको हँ।’ ” यस कारण रहबामको फौजका सैनिकहरूले परमप्रभुको आदेश पालन गरे। तिनीहरू सबै घर फर्किए।

25 शक्रेम एरामको पहाडी प्रदेशमा एउटा शहर थियो। यारोबामले शक्रेमलाई अत्यन्त सुदृढ शहर बनाए अनि त्यहाँ बस थाले। त्यसपछि उनी पनएल शहर गए अनि त्यसलाई शक्तिशाली बनाए।

26-27 यारोबामले आफैं विचार गरे, “यदि मानिसहरू यस्शलेममा परमप्रभुको मन्दिरमा गइरहे पनि तिनीहरू दाऊदको परिवारद्वारा शासित हुनेछन्। यहूदाका राजा रहबामलाई मानिसहरूले फेरि अनुसरण गर्नेछन्। तब तिनीहरूले मलाई मार्नेछन्।”

28 यसकारण राजाले आफ्ना सल्लाहकारहरूलाई के गर्नु पर्ने हो भनी सोधे अनि दुइवटा सुनको बाछाहरू बनाए। राजा यारोबामले उसका मानिसहरूलाई भने, “तिमीहरूले आराधना गर्नका लागि यस्शलेम जानु पर्दैन। हे इस्राएली हो, यी ती देवताहरू हुन् जसले तिमीहरूलाई मिश्रबाट ल्याए।”

29 राजा यारोबामले एउटा सुनको बाछा बतेलमा स्थापित गरे। उनले अर्को सुनको बाछा दान शहरमा स्थापित गरे।

30 तर यो एउटा धेरै ठूलो पाप थियो। इस्राएलका मानिसहरू बाछाहरूको पूजा गर्नका लागि बतेल र दान शहरहरूमा यात्रा गरे।

31 यारोबामले अम्ला ठाउँहरूमा मन्दिरहरूको पनि निर्माण गरे। उनले इस्राएलका विभिन्न कुल समूहहरूबाट पूजाहारीहरू पनि छाने। (तर उसले मानिसहरूबाट पूजाहारीहरू छाने। यद्यपि तिनीहरू लेवीहरू थिएनन्।)

32 अनि राजा यारोबामले आठौँ महिनाको पन्ध्रौँ दिनमा एउटा नयाँ चाड पालन गर्नु शुरू गरे जुन चाड यहूदामा मनाइने जस्तै थियो। यो चाड यहूदाहरूको निस्तार चाड जस्तै नै थियो। तर यो चाड आठौँ महिनाको पन्ध्रौँ दिन पर्दथ्यो, पहिलो महिनाको पन्ध्रौँ दिनमा पर्दथ्यो। त्यस समयमा राजा बतेल शहरको वेदीमा बलिहरू चढाउने गर्दथे। अनि उनी आफूले बनाएका बाछाहरूलाई बलि चढाउने गर्दथे। राजा यारोबामले बतेलका अम्ला ठाउँहरूका लागि पूजाहारीहरू पनि छाने जो उसले बनाएका थिए।

33 यसकारण यारोबामले इस्राएलीहरूको चाड मनाउन आफ्नै समय ठीक गरे। यो आठौँ महिनाको पन्ध्रौँ दिन थियो। त्यस समयमा उनी वेदीमा बलिहरू चढाउने गर्दथे अनि धूप बाल्दथे जो उनले बनाएका थिए। यो बतेल शहरमा थियो।

13

परमेश्वर बतेलको विरुद्धमा बोल्नुहुन्छ

1 परमप्रभुले यहूदाका एक जना परमेश्वरको जनलाई अगमवक्तालाई बतेल शहरमा जाने आदेश दिनुभयो। राजा यारोबाम वेदीमा उभिएर धूपबत्ती बालि रहेका थिए तब परमेश्वरको जन त्यहाँ पुगे।

2 परमप्रभुले त्यस परमेश्वरको जनलाई वेदीको विरोधमा बोल्ने आदेश दिनुभयो। उनले भने,

“वेदी, परमप्रभुले तिमीलाई भन्नुभएको छ: ‘दाऊदको परिवारमा योशीया नाउँ भएको एउटा छोरा जन्मिनेछ। यी पूजाहारीहरू अहिले अम्ला ठाउँहरूमा पूजा गरिरहेका थिए तर वेदी, योशीया ती पूजाहारीहरूलाई तिमी माथि राख्नेछन् अनि उनले तिमीहरूलाई मार्नेछन्। अहिले ती पूजाहारीहरू तिमी माथि धूपबत्ती बाल्ने गर्छन्। तर योशीयाले तिमी माथि मानिसको हाड जलाउनेछन्। तब तिमी फेरि उपयोगमा आउनेछैनौं।’”

3 यी घटनाहरू हुनेछन्, भनेर त्यस परमेश्वरको जनले मानिसहरूलाई प्रमाण देखाए। उनले भने, “परमप्रभुले मलाई बताएको प्रमाण यो नै हो। परमप्रभुले भन्नुभयो, ‘यो वेदी भत्किने छ अनि यसको सबै खरानी भूँड्या खस्ने छ।’”

4 जब राजा यारोबामले बतेलको वेदीको विषयमा परमेश्वरको जनबाट जानकारी पाए, उसले वेदीबाट आफ्नो हात हटाए अनि त्यस मानिस तिर देखाए। उनले भने, “त्यो मानिसलाई बन्दी बनाऊ!” तर जब राजाले यसो भने, उसको हात कुँजे भइहाल्यो। उसले उसको हात चलाउन सकेन।

5 वेदी पनि टुक्रा-टुक्रा भएर भत्कियो। वेदीको सबै खरानी भूँड्या छरियो। त्यो परमेश्वरको जनले भनेका प्रमाण थियो त्यो वचन परमप्रभुबाट भविष्यवाणी भएका थियो।

6 तब राजा यारोबामले परमेश्वरको जनलाई भने, “कृपया परमप्रभु तपाईंका परमेश्वर सँग मेरो लागि प्रार्थना गर। परमप्रभुलाई मेरो हात निको पार्नु भन।”

यसकारण त्यस परमेश्वरको जनले परमप्रभुलाई प्रार्थना गर्‍यो अनि राजाको पाखुरा निको भयो। यो पहिले जस्तै नै भयो।

7 तब राजाले त्यस परमेश्वरका जनलाई भने, “कृपया मसँग घरमा आउनुहोस्। म सँग भोजन गर्नुहोस्। म तपाईंलाई उपहार दिनेछु।”

8 तर परमेश्वरको जनले राजालाई भने, “यदि तिमीले मलाई तिप्रो आधा राज्य दिए पनि म तिमीसँग तिप्रो घर जाने छैन, म यहाँ कुनै चीज खाने पिउने छैन। म यस ठाउँमा न कुनै चिज खाने छु नता पिउने नै छु।

9 परमप्रभुले मलाई कुनै चिज नखानु अथवा नपिउनु भनी आदेश दिनु भएको छ। परमप्रभुले मैले आउँदा प्रयोग गरेको बाटोमा पनि न हिँड्नु भनी आदेश दिनुभएको थियो।”

10 यसकारण अर्को बाटोबाट उनले यात्रा गरे। उनले त्यही बाटोबाट यात्रा गरेर नून उनले बतेलमा आउँदा हिँडेका थिए।

11 बतेल शहरमा एक जना वृद्ध अगमवक्ता बस्दै थिए। उनका छोराहरू आए अनि बतेलमा परमेश्वरको जनले गरेको कार्यको विषयमा उनलाई बताए। तिनीहरूले आफ्ना पितालाई परमेश्वरको जनले राजा यारोबामलाई बताएको कुरा सुनाए।

12 बृद्ध अगमवक्ताले भने, “उसले फर्किँदा कुन बाटोमा यात्रा गर्‍यो?” यसकारण छोराहरूले आफ्ना पितालाई त्यो बाटो देखाए जसबाट यहूदाबाट आउँने परमेश्वरको जन गएको थियो।

13 बृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई गधा माथि काठी कसु भने यसकारण तिनीहरूले गधामाथि काठी कसे। तब अगमवक्ता गधामा चढेर हिँडे।

14 बृद्ध अगमवक्ता परमेश्वरका जनको पछि लागे। बृद्ध अगमवक्ताले परमेश्वरका जनलाई एउटा तारपीनको स्खतल बसेको पाए। बृद्ध अगमवक्ताले सोधे, “के तिमी नै परमेश्वरका जन हो जो यहूदाबाट आएको हो?”

परमेश्वरका जनले बताए, “हो, म नै हूँ।”

15 तब बृद्ध अगमवक्ताले भने, “कृपया घर आऊ अनि मसित भोजन गर।”

16 तर परमेश्वरको जनले भने, “म तिमी सँग जान, सक्दिन। म यस ठाउँमा खाने-पिउने गर्न सक्दिन।

17 परमप्रभुले मलाई आदेश दिनु भएको छ, ‘त्यस ठाउँमा तैले केही खाने-पिउने गर्नु हुँदैन अनि त त्यही बाटोबाट फर्किनु हुँदैन जुनबाट पुगेको हुन्छ।’”

18 तब बृद्ध अगमवक्ताले भने, “तर म पनि तिमी जस्तै नै अगमवक्ता हूँ।” तब बृद्ध अगमवक्ताले एउटा झटो कुरा गरे। उनले भने, “परमप्रभुको एक जना स्वर्गदूत म कहाँ आयो। त्यो स्वर्गदूतले तिमीलाई मेरो घरमा लानु अनि तिमीलाई खाने-पिउने दिनुभयो।”

19 यसकारण परमेश्वरको जन बृद्ध अगमवक्ताको घर गए अनि उनी सँगै खान-पिन गरे।

20 जब तिनीहरू खाने मेजमा बसेका थिए, परमप्रभुले बृद्ध अगमवक्ता सँग बोल्नु भयो।

21 अनि बृद्ध अगमवक्ताले परमेश्वरको जनसँग कुरा गरे जो यहूदाबाट आएका थिए। उनले भने, “परमप्रभुले भन्नुभयो कि तिमीले उहाँको आदेश पालन गरेका छैनौं। परमप्रभु तिम्ना परमेश्वरले जो आदेश तिमीलाई दिएको थिए त्यो तिमीले पालन गरेका छैनौं।

22 परमप्रभुले तिमीलाई कुनै पनि ठाउँमा केही पनि न खातु भन्नु भएको थियो। तर तिमी फिर्ता आयौ अनि खान-पीन गर्थौ। यसकारण तिमी शरीर तिमी परिवारको चिहानमा गाडीने छैन।”

23 परमेश्वरको जनले खान-पीन सिध्याए। तब बूढा अगमवक्ताले गधा माथि उनका लागि काठी राखे अनि ती मानिस हिँडे।

24 घर तिर यात्रा गर्दा बाटोमा एउटा सिंहले आक्रामण गर्थो अनि ती परमेश्वरका जनलाई मार्यो। अगमवक्ताको लाश बाटोमा लडीरहेको थियो। गधा र सिंह लाशको छेउमा उभिएका थिए।

25 केही अरु मानिसहरू बाटोमा यात्रा गरिरहेका थिए। तिनीहरूले सिंहलाई लाशको छेउमा उभिएको देखे। मानिसहरू शहरमा आए जहाँ बूढा अगमवक्ता बस्ने गर्दथे अनि बाटोमा आफूले देखेको विषयमा उनीहरूलाई भने।

26 बूढा अगमवक्ताले ती मानिसलाई धोका दिए अनि फर्काए ल्याए। उनले भएको घटनाको विषयमा सबै सुने अनि भने, “यो परमेश्वरको जन हो जसले परमप्रभुको आदेश पालन गरेन। यसकारण परमप्रभुले एउटा सिंह उसलाई मारन पठाउनु भयो। परमप्रभुले ऊ मर्छ भन्नु भएकोले नै ऊ मर्यो।”

27 तब अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “मेरो गधा माथि काठी कस।” यसकारण उनका छोराहरूले उनको गधा माथि काठी कसे।

28 बूढा अगमवक्ता निस्के अनि बाटोमा लाश पाए। गधा र सिंह अझै त्यसको छेउमा उभिएका थिए। सिंहले लाशलाई खाएको थिएन अनि यस गधालाई केही गरेको थिएन।

29 बूढा अगमवक्ताले आफ्नो गधामाथि लाश राखे। उनले लाश शहरमा शोक मनाउन अनि गाड्न ल्याए।

30 बूढा अगमवक्ताले त्यसलाई आफ्नो परिवारको चिहानमा गाडे। उसले उसको मृत्यु माथि रुँदै विलाप गरे, “हे मेरो भाई।”

31 त्यसपछि बूढा अगमवक्ताले लाश गाडे। तब उनले आफ्नो छोराहरूलाई भने, “जब म मर्छु, मलाई यही चिहानमा गाडनु। मेरा हाडहरू उसको छेउमा रहन।”

32 परमेश्वरले उनको माध्यम द्वारा जे बोल्नु भएको थियो साँच्चै नै साँचो साबित हुनेछ। परमप्रभुले उनलाई बेतेल र सामरियाको डाँडाको शहरमा भएका वेदीहरूको विरोधमा बोल्नु भन्नु भएको थियो।”

33 राजा यारोबाम बदली भएन। उनले दूध कार्य गर्न छोडेन। उनले विभिन्न परिवार समूहबाट मानिसहरू छाने र पूजाहारी बनाउने कार्य जारी नै राखे। ती पूजाहारीहरू अग्लो ठाउँमा पूजा गर्दथे। पूजाहारी हुन चाहने कुनै पनि मानिसलाई पूजाहारी हुन अनुमति दिइन्थ्यो।

34 त्यही पाप थियो जसले यारोवामको घर परिवार सर्वनाश अनि नष्ट गरेको थियो।

14

यारोवामको छोरा को मृत्यु

1 त्यस बेला यारोवामको छोरा अबिया सङ्गै बिरामी भएको थियो।

2 यारोवामले आफ्नी पत्नीलाई भने, “शीलोमा जाऊ। अगमवक्ता अहियाहसँग भेट गर। अहियाह त्यो मानिस हो जसले भनेको थियो, म इसाएलको राजा हुनेछु। आफ्नो लुगाहरू यसरी लगाऊ कि मानिसहरूले तिमी मेरी पत्नी हो भनेर थाह नपाउन्।

3 अगमवक्तालाई दशबाट रोटीहरू, केही केक र एक चैलो मह देऊ। तब उनको छोरालाई के हुन्छ भनी सोध अगमवक्ता अहियाहले तिमीलाई बताउनेछन्।”

4 यसकारण राजाकी पत्नीले त्यही गरिनु उनले जे भनेका थिए। तिनी शीलो गइन्। तिनी अगमवक्ता अहियाहको घर गइन्। अहियाह धेरै बूढा थिए अनि अन्धो भएका थिए।

5 तर परमप्रभुले उनलाई भने, “यारोवामकी पत्नी आफ्नो छोराको विषयमा सोध्न आउँदैछिन्। ऊ सङ्गै बीमार छ।” परमप्रभुले अहियाहलाई बताउनुभयो उसले के भन्नु पर्छ भनेर?

यारोवामकी पत्नी अहियाहको घरमा आई। तिनी भेष बदली गरेर आएकी थिइन्।

6 अहियाहले उनलाई ढोकामा आएको सुने। यसकारण अहियाहले भने, “आऊ, यारोवामकी पत्नी। किन तिमी मानिसहरूलाई अरु केही सोचन लगाउँदै छौ? तिमी लागि म सित केही अशुभ समाचारहरू छन्।

7 फर्केर जाऊ अनि यारोवामलाई भन, इसाएलका परमप्रभुले यही भन्नु भएको छ परमप्रभु भन्नुहुन्छ, ‘यारोवाम, मैले इसाएलका मानिसहरूको माझबाट तिमीलाई माथि उठाएँ। मैले तिमीलाई मेरा मानिसहरूको शासक बनाएँ।

8 दाऊदको परिवारले इसाएलमा शासन गरिरहेको थियो। तर मैले तिनीहरूबाट राज्य लिएँ अनि तिमीलाई दिएँ। तर तिमी मेरा सेवक दाऊद जस्ता छैनौ। उसले सधैं नै मेरो आदेशहरू पालन गर्थो। उसले मलाई सम्पूर्ण हृदयले अनुसरण गर्थो। उसले ती कुराहरू गरे जुन मैले ठीक सम्झे।

9 तर तिमी पापहरू पहिलेका शासकहरूका भन्दा धेरै छन्। तिमीले तिमी आफ्नै निम्ति अन्य देवताहरूका मूर्ति बनायो अनि यस द्वारा तिमीहरूले मलाई एकदमै क्रोधित बनायो, तिमीहरूले मलाई तिमीहरूको पीठ पछि राखेका छौ।

10 यसकारण, यारोवाम, म तिमी परिवारमाथि बिपत्ति ल्याउने छु। म तिमी परिवारका सबै पुरूष मानिसहरू, चाहे तिनीहरू तिम्ना नाताका हुन अथवा नोकरहरू मारिदिनेछु। आगोमा गोबर बले झैं म तिमी परिवारलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु।

11 शहरमा तिमी परिवारको कोही पनि मर्दा त्यसलाई कुकुरले खानेछ। तिमी परिवारको कोही व्यक्ति चऊरमा मेरोको खण्डमा उसलाई चराहरूले खाने छन्। यी सबै कुराहरू परमप्रभुले बोल्नु भएको हो।”

12 तब अगमवक्ता अहियाहले यारोवामकी पत्नीलाई भने। उनले भने, “अब तिमी घर जाऊ। तिमी शहरमा प्रवेश गर्ने बित्तिकै, तिमी छोरो मर्नेछ।

13 सम्पूर्ण इसाएल उसको लागि स्नेह अनि उसलाई गाडीने छ। यारोवामको परिवारमा तिमी छोरो मात्र यस्तो मानिस हुनेछ जसलाई चाहिँ गाडीने छ। यस्तो किन भयो भने ऊ मात्र यारोवामको परिवारमा यस्तो मानिस हो जसले इसाएलका परमप्रभु परमेश्वरलाई प्रसन्न पारेकोछ।

14 परमेश्वरले इसाएलमा नयाँ राजा राख्नु हुनेछ। त्यस नयाँ राजाले यारोवामको परिवारलाई नष्ट पार्नेछ। यो घटना चाँडै नै हुनेछ।

15 तब परमप्रभुले इसाएललाई हिकारुनु हुनेछ। इसाएलका मानिसहरू भयभीत हुनेछन्। तिनीहरू पानीको अग्लो-अग्लो घाँस जस्तै कामेनेछन्। परमप्रभुले इसाएललाई त्यो असल भूमिबाट निकाल्नु हुनेछ जो तिनीहरूका पिता-पुर्खाहरूलाई दिनु भएको थियो। उनले तिनीहरूलाई यफ्रेटिस नदीको पारि तितर-बितर पारिदिनुहुनेछ। यो यस्तो घटना हुनेछ किनभने परमप्रभु मानिसहरूसँग रिसाउनु भएकोछ। किनकि तिनीहरूले पवित्र खामाहरू निर्माण गरे।

16 यारोवामले पाप गरे अनि यारोवामले इसाएलका मानिसहरूलाई पाप गर्न लगाए। यसकारण परमप्रभुले इसाएलका मानिसहरूलाई पराजित गराउनु हुन्छ।”

17 यारोवामकी पत्नी तिसाको शहरमा फर्केर गइन्। तिनी तिनको घरमा पस साथ साथै तिनका छोराको मृत्यु भयो।

18 सबै इसाएलीहरूले उसलाई गाडे अनि उसका लागि रोए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले आफ्नो सेवक अगमवक्ता अहियाहलाई यी कुराहरू भन्नु प्रयोग गर्नु भएको थियो।

- 19 राजा यारोबामले अरु धेरै कामहरू गरेका थिए। उनले युद्धहरू लेडे अनि जनगणमाथि शासन गरिरहे। उनले गरेको सबै कामहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
- 20 यारोबामले 22 वर्ष सम्म राजाको रूपमा शासन गरे। तब तिनी मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। उनीपछि उनका छोरा नादाब नयाँ राजा भए।
- 21 त्यस समयमा सुलेमानका छोरा रहबाम यहूदाका राजा भए। तिनी 41 वर्षका थिए। रहबामले यरूशलेम शहरमा 17 वर्षसम्म शासन गरे। यो त्यही शहर हो जसमा परमप्रभुले सम्माननार्न चाहनुभएको थियो। उहाँले इस्राएलका सबै शहरहरू मध्ये यस शहरलाई चुन्यु भएको थियो। रहबामकी आमा नाउँ थिइन्। तिनी अम्मोनी स्त्री थिइन्।
- 22 यहूदाका मानिसहरूले परमप्रभुको विरुद्ध पाप गरे अनि परमप्रभुलाई ईध्याल बनाए। यी मानिसहरूले तिनीहरूको पिता-पुर्खाहरूले भन्दा धेरै पाप गरे।
- 23 मानिसहरूले अम्ला ठाउँहरू, ढुङ्गाका स्मारकहरू अनि अपवित्र स्तम्भहरू बनाए। तिनीहरूले ती चीजहरू प्रत्येक अम्ला पहाड अनि हरियो रूखतल बनाए।
- 24 त्यस भूमिमा पुरुष वेश्यालय भवनहरू पनि थिए। मानिसहरूले राष्ट्रमा जम्मै घृणित कर्महरू गरिरहेका थिए जसको लागि परमप्रभुले तिनीहरू भन्दा अघिका मानिसहरूलाई खेदु भएको थियो। यसकारण यहूदाका मानिसहरूले धेरै भूल कामहरू गरे। तिनीहरूभन्दा अघि त्यस भूमिमा बस्ने मानिसहरूले त्यस्तै नै नराफो काम गरे। अनि परमेश्वरले ती मानिसहरूबाट भूमि फिर्ता लिनुभयो अनि त्यसलाई इस्राएलका मानिसहरूलाई दिनुभयो।
- 25 रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरोधमा आक्रमण गरे।
- 26 शीशकले परमप्रभुको मन्दिर र राजाको महलबाट ढिकुटि लगे। तिनीहरूले सुनका ढालहरू पनि लगे, जो सुलेमानले बनाएका थिए।
- 27 यसकारण रहबामले ती ठाउँहरूमा राख्नु धेरै ढालहरू बनाए। तर यी ढालहरू काँसाका थिए, सुनका थिएनन्। उनले महलको ढोकामा रक्षाकालागि राखिएका मानिसहरूलाई ढालहरू दिए।
- 28 हेरेक समय राजा परमप्रभुको मन्दिरमा जाँदा रक्षकहरू उनीसँग जाने गर्दथे। तिनीहरू ढाल बोक्नेगर्दथे। जब तिनीहरू काम पूरा गरिसक्ये, रक्षक कक्षको भित्तामा ढालहरू राखेगर्दथे।
- 29 राजा रहबामले जे कामहरू गरे त्यो सबै यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लिखित छ।
- 30 रहबाम र यारोबाम सधैं नै एका अर्कासँग युद्ध गरिरहन्थे।
- 31 रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरूसँगै नै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। (उनकी आमा नामा थिइन्। तिनी एक जना अम्मोनी थिइन्।) रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।

15

यहूदाका राजा अबियाम

- 1 अबियाम यहूदाका नयाँ राजा भए। नाबातका छोरा यारोबामले इस्राएलमा शासन गर्दा अठारहऔँ वर्षमा यस्तो भयो।
- 2 अबियामले यरूशलेममा तीन वर्ष शासन गरे। उनका आमाको नाउँ माका थियो। तिनी अब्शालोमकी छोरी थिइन्।
- 3 उनले त्यस्तै सबै पापका कामहरू गरे जस्तो उनका पिताले गरेका थिए। अबियाम परमप्रभु आफ्नो परमेश्वर प्रति विश्वासी थिएनन्। यसकारण उनी आफ्नो हजुरबा दाऊद जस्तो विश्वासी थिएनन्।
- 4 दाऊदको खातिर परमप्रभुले उसलाई एउटा सन्तान यरूशलेमा दिनुभयो। परमप्रभुले दाऊदका सन्तानलाई यरूशलेममाथि शासन गर्न दिनुभयो अनि यसलाई रक्षा गर्ने प्रतिज्ञा गर्नु भयो।
- 5 दाऊदले सधैं नै सही काम गरे जो परमप्रभुले चाहानु हुन्थ्यो। उनले सधैं नै परमप्रभुको आदेश पालन गरे। एक पटक दाऊदले परमप्रभुको आदेश पालन गरेनन् जुन समयमा दाऊदले हिती उरीयाहको विरोधमा पाप गरेका थिए।
- 6 रहबाम र यारोबामको बिचमा युद्ध अबियामको जीवन भरि नै चलिरह्यो।
- 7 अबियामले जे काम गरे सबै नै यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
- 8 अबियाम राजा भएको समयमा अबियाम र यारोबामबीच युद्ध भइरह्यो।
- 8 जब अबियामको मृत्यु भयो उसलाई दाऊदको शहरमा गाडियो। अबियामको छोरा आसा नयाँ राजा भए।

यहूदाका राजा आसा

- 9 इस्राएलमा यारोबाम राजा भएको बिसौँ वर्षमा आसा यहूदाका राजा भए।
- 10 आसाले यरूशलेममा 41 वर्ष शासन गरे। उनकी हजुरआमाको नाउँ “माका” थियो। अनि “माका” अब्शालोमकी छोरी थिइन्।
- 11 आसाले आफ्ना पिता-पुर्खा दाऊदले गरे जस्तै परमप्रभुले जे स्वीकृत गर्नु भएको थियो त्यो कामहरू मात्र गरे।
- 12 त्यस समयमा यस्ता मानिसहरू थिए जो आफ्नो शरीर यौनका लागि बेचेर अरु देवताहरूको सेवा गर्दथे। आसाले ती मानिसहरूलाई देश छोड्न बाध्य गराए। आसाले ती मूर्तिहरू पनि हटाए जो उनका पुर्खाहरूले बनाएका थिए।
- 13 आसाले उसको आमा माकालाई पनि रानीको पदबाट हटाईदिए। माकाले अशरो देवीको पूजा गर्न घृणित खाम्बाहरू बनाएकी थिइन्। आसाले ती खाम्बाहरू ढालिदिए अनि तिनीहरूलाई किद्रोन बेसीमा जलाईदिए।
- 14 उसले अम्ला ठाउँको पूजास्थानहरू भत्काएनन् तर उनी आफ्नो जीवनभरि परमप्रभु प्रति सम्पूर्ण हृदयले विश्वासी रहे।
- 15 आसा र उनका पिताले परमेश्वरलाई केही चीजहरू दिए। तिनीहरूले सुन, चाँदी र अरु चीजहरूको उपहार दिए। आसाले ती सबै चीजहरू मन्दिरमा राखे।
- 16 राजा आसा यहूदाका राजा भएको समयमा उनी सधैं इस्राएलका राजा बाशाको विरोधमा लडिरहेको हुन्थे।
- 17 इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा लडे। बाशाले उसका मानिसहरूलाई आसाको देश यहूदा जाने देखि रोक्न चाहन्थे। यसकारण उनले रामा शहरलाई सबै सद्दु बनाए।
- 18 यसकारण आसाले परमप्रभुको मन्दिर अनि राजाको महलबाट सबै चाँदी र सुन निकाले। उनले सुन-चाँदी आफ्ना सेवकहरूलाई दिए अनि तिनीहरूलाई अरामका राजा बेनहदद कहाँपठाए। बेनहदद तब्रिमोनका छोरा थिए। तब्रिमोन हेज्योनका छोरा थिए। दमिश्क बेनहददको राजधानी शहर थियो।
- 19 आसाले यो संदेश पठाए, “मेरा पिता र तिम्रा पिता माझ शान्ति सम्झौता भएको थियो। अहिले म तिमीसित शान्ति सम्झौता गर्न चाहन्छु। म तिम्रो लागि सुन-चाँदीको उपहार पठाइरहेको छु। इस्राएलका राजा बाशासित कृपया शान्ति सम्झौता भंग गर्नुहोस जसले गर्दा ऊ मेरो देशबाट बाहिर जानेछ अनि हामी लाई अलग छोड्नेछ।”

20 राजा बेनहददले राजा आसासँग सम्झौता गरे। तिनले उसको सेनापतिहरू अनि सेनाहरू इस्राएली शहरहरू इयोन, दान, अबेल-बेतमाका; गलील पोखरीको वरिपरिका शहर अनि नमालीका इलाकामा लड्न पठाए।

21 बाशाले यी आक्रामणको बारेमा सुने। यसकारण उनले रामालाई सुदृढ बनाउन छोडिदिए। उनले त्यो शहर त्याग गरे अनि तिस्रतिर फर्किए।

22 तब राजा आसाले यहूदाका जमै मानिसहरूलाई आदेश दिए। कसैलाई पनि माफी भएन। तिनीहरू रामा गए अनि सबै ढुङ्गा र काठहरू बोके जसद्वारा बाशा त्यो शहरलाई सुदृढ बनाउँदै थिए। तिनीहरूले ती सामानहरू बिन्यामीनको भूमिमा गोबा अनि मिरपा पुर्याए। तब राजा आसाले ती दुई शहरहरूलाई अझै दरिलो बनाए।

23 राजा आसाले गरेका त्यो प्रत्येक कुरा उसको सैनिक शक्तिको विषयमा अनि उसले स्थापित गरेका त्यो शहरहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। जब आसा बूढा भए, उनी कुँजा भएका थियो।

24 तिनी मरे अनि उनलाई उनका पुर्खा दाऊदको शहरमा गाडियो। तब आसाका छोरा यहोशापात उनीपछि नयाँ राजा भए।

इस्राएलका राजा नादाब

25 आसाको शासनकालको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। नादाबले इस्राएलमा दुई वर्ष शासन गरे।

26 नादाबले परमप्रभुले जे नराप्नो सम्झे त्यही गरे। उनले पापका कामहरू त्यसरी गरे जसरी उनका पिता यारोबामले गरेका थिए। यारोबामले पनि इस्राएल मानिसहरूलाई पाप गर्न लगाए।

27 बाशा अहियाहका छोरा थिए। तिनीहरू इस्राएलका कुस समूहका थिए। बाशाले राजा नादाबलाई मार्ने योजना बनाए। नादाबको शासनकालमा सम्पूर्ण इस्राएल गिब्तोन शहर को विरुद्ध लडिरहेको थियो। यो एउटा पलिशतीहरूको शहर थियो। त्यस ठाउँमा बाशाले नादाबलाई मारे।

28 आसा यहूदाका राजा भएको समय तेस्रो वर्षमा यो घटना भयो। अनि आशा इस्राएलका अर्का राजा भए।

इस्राएलका राजा बाशा

29 बाशा जब नयाँ राजा भए, उनले यारोबामको परिवारको प्रत्येक सदस्यलाई मारे। बाशाले यारोबामको परिवारको कसैलाई पनि जिउँदो छोडेनन्। परमप्रभुले जसरी हनुपछै भन्नुभएको थियो यो घटना त्यसरी नै भयो। परमप्रभुले शीलोबाट आफ्नो सेवक अहियाह मार्फत भन्नुभएको थियो।

30 यस्तो भयो किन यारोबामले धेरै पापका कामहरू गरेका थिए। अनि यारोबामले इस्राएलका मानिसहरूलाई धेरै पाप गर्न लगाए। यारोबामले परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठाए।

31 अरु काइहरू जे जति नादाबले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

32 बाशाले इस्राएलमा शासन गरेको समयमा उनी यहूदाका राजा आशाको विरोधमा युद्ध गरिरहेकाथिए।

33 आसाले यहूदामा शासन गरेको तेस्रो वर्षमा अहियाहका छोरा बाशा इस्राएलका राजा भए। बाशाले तिस्रौं 24 वर्ष शासन गरे।

34 तर बाशाले त्यही सब कामहरू गरे जसलाई परमप्रभुले भूल कामहरू थिए भनि भनेको थियो। उनले पनि ती पापहरू गरे जो यारोबामले गरेको थियो। यारोबामले पनि इस्राएलीहरूलाई पाप गर्न लगाए।

16

1 तब परमप्रभुले हनानीका छोरा येह सित बोल्नु भयो। परमप्रभु राजा बाशाको विरोधमा बोल्दै हुनुहुन्थ्यो।

2 “बाशा, मैले तिमीलाई धूलोबाट माथि उठाएँ अनि मैले तिमीलाई मेरो इस्राएलका मानिसहरूको राजकुमार बनाएँ। तर तिमीले यारोबामको बाटो पहिल्यायौ। तिमीले मेरा इस्राएली मानिसहरूलाई पाप गर्न लगायौ। तिमीहरूले आफ्नो पापद्वारा मलाई रिस उठायौ।

3 यसकारण नै म तिमी, बाशा र तिमी परिवारलाई नष्ट पार्नेछु। म तिमी सित त्यस्तै व्यवहार गर्नेछु जस्तो मैले नबानतका छोरा यारोबामको परिवार सित गरेको थिएँ।

4 तिमी परिवारका मानिसहरू शहरका बाटोहरूमा मर्नेछन्। अनि कुकुरहरूले तिनीहरूको लाश खानेछन्। तिमी परिवारका केही मानिसहरू चऊरमा मर्नेछन् अनि तिनीहरूको लाशलाई चराहरूले खानेछन्।”

5 बाशाको विषयमा सबै जानकारीहरू अनि उनले गरेको महान् कार्यहरूको विवरण इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

6 बाशा मरे अनि उनलाई तिस्रौंमा गाडियो। उनका छोरा एला उनीपछि नयाँ राजा भए।

7 यसकारण परमप्रभुले हनानीका छोरो येह अगमवक्तालाई बोलाई पठाउनुभयो। उहाँले उसलाई बाशा अनि उसको परिवारको विरुद्धमा एउटा वचन दिनुभयो। बाशाले परमप्रभुको विरोधमा धेरै अशुभकाम गरे। यसले गर्दा परमप्रभुलाई रिस उठ्यो। बाशाले त्यही काम गरे जस्तो यारोबामको परिवारले पहिला गरेका थिए। परमप्रभु सहिँ नै रिसाउनु भएको थियो। किन भने बाशाले यारोबामको परिवारलाई मारेका थिए।

इस्राएलका राजा एला

8 आसा यहूदाका राजा भएको समय छब्बीसौं वर्षमा एला राजा भए। एला बाशाका छोरा थिए। उनले तिस्रौंमा दुई वर्ष शासन गरे।

9 राजा एलाका अधिकारीहरू मध्ये एक जना जिम्नी थिए। जिम्नी एलाका आधी रथहरूको सञ्चालन गर्दथे। तर जिम्नीले एलाको विरोधमा षडयन्त्र रचे। राजा एला तिस्रौंमा थिए। तिनी अर्साको घरमा मद्यपान गर्दै थिए अनि मदले मातेका थिए। अर्सा तिस्रौंको राजमहलको भारदार थियो।

10 जिम्नी घरभित्र पसे अनि राजा एलाको हत्या गरे। आसा यहूदाको राजा भएको समयमा सत्ताइसौं वर्षमा यस्तो घटना भयो। तब जिम्नी एलापछि इस्राएलका राजा भए।

इस्राएलका राजा जिम्नी

11 जिम्नी नयाँ राजा भएपछि उनले बाशाको परिवारका सबैलाई मारे। उनले बाशाको परिवारका मानिसहरूमा एक जनालाई पनि जिउँदो छोडेनन्। जिम्नीले बाशाका साथीहरूलाई पनि मारे।

12 यसकारण जिम्नीले बाशाको सम्पूर्ण परिवारलाई नष्ट पारिदिए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो जति बेला परमप्रभुले अगमवक्ता येह मार्फत, बाशाको विरोधमा बोल्नु भएको थियो।

13 बाशा र उनको छोरा एलाको पापले गर्दा यस्तो भयो। तिनीहरूले पापको काम गरे अनि इस्राएली मानिसहरूलाई पनि पाप गर्न लगाए। परमप्रभु रिसाउनु भयो किनभने तिनीहरूसँग देवमूर्तिहरू थिए।

14 अरु कामहरू, जे एलाले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।

15 आसा यहूदाका राजा भएको सत्ताइसौं वर्षमा जिम्नी इस्राएलका राजा भए। जिम्नीले तिस्रौंमा सात दिनसम्म शासन गरे। त्यस समयमा इस्राएलको सेनाले गिब्तोनमा जो पलिशतिहरूको थियो पाल लगाई रहेका थिए।

16 शिविरमा मानिसहरूले सुने, जिम्नीले राजाको विरोधमा गोप्य षडयन्त्र रचेको छ। तिनीहरूले सुने, उनले राजालाई मारे। यस कारण सबै इस्राएलीहरूले त्यस दिन शिविरमा ओभ्रीलाई इस्राएलको राजा बनाए। ओभ्री सेनाका सेनापति थिए।

- 17 यसकारण ओम्री र सबै इस्राएलीहरूले गिब्तोन छोडे अनि तिसांमाथि आक्रामण गरे।
 18 जब जिब्रीले शहरमा आक्रामण गरिएको देखे। उनी महलभित्र पसे अनि आगो सल्काए। उनले महल र आफूलाई जलाए।
 19 यसकारण जिब्री मेरे किनभने उनले पाप गरेका थिए। जिब्रीले त्यो काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले त्यसरी नै पाप काम गरे जसरी यारोबामले गरेका थिए। अनि यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए।
 20 जिब्रीको गोप्य षडयन्त्र अनि अरू कार्यहरू जो जिब्रीले गरे, त्यो कथा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
 ओम्री इस्राएलका राजा
 21 इस्राएली मानिसहरू दुइ दलमा विभाजित भएका थिए। आधी मानिसहरूले गीनतका छोरा तिब्नीको अनुसरण गरे अनि उनलाई राजा बनाउन चाहे। अरू आधी मानिसहरूले ओम्रीको अनुसरण गरे।
 22 तर ओम्रीका अनुसरण कर्ताहरू गीनतको छोरो तिब्नीका अनुसरण कर्ताहरू भन्दा बलिया थिए। यस कारण तिब्नीलाई मारियो अनि ओम्री राजा भए।
 23 आसा यहूदाको राजा भएको समय एकतीसौं वर्षमा ओम्री इस्राएलका राजा भए। ओम्रीले इस्राएलमा 12 वर्ष शासन गरे। 12 वर्षहरू मध्ये छ वर्ष उनले तिसां शहरमा शासन गरे।
 24 तब ओम्रीले सामरियाको पहाड किने। उनले यसलाई दुइ तोडा चाँदीमा शेमेरबाट किने। ओम्रीले पहाड माथि एउटा शहर बनाए। उनले पहाडको मालिक शेमेरको नाउँमा शहर को नाउँ सामरिया राखे।
 25 ओम्रीले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नु भएको थियो। ओम्री उनी भन्दा पहिलेका सबै राजाहरू भन्दा दुष्ट थिए।
 26 उनले त्यही पाप गरे जुन नबातका छोरा यारोबामले गरेका थिए। यारोबामले इस्राएली मानिसहरूलाई पाप गर्न लगाए। यसकारण तिनीहरूले इस्राएलका परमप्रभु परमेश्वरलाई रीस उठाए। परमप्रभु रिसाउनुभो किनभने तिनीहरूले अर्थहीन मतिहरूको पूजा गरे।
 27 ओम्रीको विषयमा अरू जानकारीहरू तथा उनले गरेको महान् कार्यको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
 28 ओम्री मेरे अनि उनलाई सामारियामा गाडियो। उनका छोरा आहाब उनीपछि नयाँ राजा भए।

- इस्राएलका राजा आहाब
 29 आसा यहूदाका राजा भएको समयमा अठतीसौं वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए। आहाबले सामरिया शहरमा बसेर 22 वर्ष इस्राएलमा शासन गरे।
 30 आहाबले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अनि आहाब अधिका राजाहरू भन्दा दुष्ट थिए।
 31 आहाबका लागि त्यही पापको गर्न पर्याप्त थिएन जुन नबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे।
 32 आहाबले बालको पूजा गर्नका लागि सामरियामा एउटा मन्दिर बनाए। त्यस मन्दिरमा उनले एउटा वेदी बनाए।
 33 आहाबले अशेर देवीको पूजा गर्नका लागि एउटा विशेष स्तम्भ पनि स्थापित गरे। आहाबले उनी भन्दा अधिका सबै राजाहरू भन्दा बढी इस्राएलका परमप्रभुलाई रीस उठाउनेकाम गरे।
 34 आहाबको शासनकालमा हीएलले जो बेलतला थिए यरीहो शहर फेरि बसाए। त्यस समय हीएलले शहरमा काम शुरू गर्दा उनको ठूलो छोरा अबीरामको मृत्यु भयो। अनि जब हीएलले शहरको फाटक बनाए, उनको सानो छोरो सम्ब मर्यो। यो त्यसरी नै भयो जसरी परमप्रभुले यस्तो हुन्छ भनी न्नको छोरा यहोशुवारा बोल्नु भएको थियो।

17

एलिया र खडेरीको समय

- 1 एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तै, म प्रतिज्ञा गर्छु आउँदो केही वर्ष न ता पानी पर्छ न शीत न पछि। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”
 2 तब परमप्रभुले एलियालाई भन्नुभयो,
 3 “यो ठाउँ छोड अनि पूर्वतिर लाग। केरीतको सांघुरो घाटी छेउ लुक। यो घाटी यर्दन नदीको पूर्वमा छ।
 4 तिमी त्यस नदीको पानी पिउन सक्छौ। मैले कागहरूलाई त्यस ठाउँमा तिम्नो लागि खाद्य ल्याउने आदेश दिएको छु।”
 5 यसकारण एलियाले त्यसै गरे जस्तो परमप्रभुले उनलाई गर्नु भन्नुभएको थियो। उनी यर्दन नदीको पूर्व तिर करीत खोलामा बस्न गए।
 6 कागहरूले एलियाका निम्ति प्रत्येक साँझ र विहान मासु र रोटी ल्याए। एलियाले त्यस नदीबाट पानी पिउथ्ये।
 7 पानी नपरेकोले गर्दा धेरै समय पछि नाला सुख्खा भयो।
 8 तब परमप्रभुले एलियालाई भन्नुभयो,
 9 “सीदोनमा सारपत जाऊ। त्यही बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मेरोको छ। मैले उसलाई तिम्नो लागि खाद्य दिनु भनी आदेश दिएको छु।”
 10 यसकारण एलिया सारपत गए। उनी शहरको फाटकमा पुगे अनि त्यहाँ एक जना स्त्रीलाई देखे। उसको पति मेरोको थियो। आइमाई आगोको निम्ति दाउरा जम्मा गर्दै थिई। एलियाले उसलाई भने, “के तिमी मेरो निम्ति एउटा लोटामा अलि कति पानी ल्याउन सक्छौ म पिउन सक्छु?”
 11 जब स्त्री पानी लिन जान लागेकी थिईन, एलियाले भने, “कृपया, मेरो निम्ति केही रोटी पनि ल्याऊ।”
 12 स्त्रीले भनिनु, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडौंमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंगोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानुछु अनि हाप्नो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।”
 13 एलियाले स्त्रीलाई भने, “फिक्रती नगर। घर जाऊ अनि तिमीले भने जस्तै गरेर तिम्नो भोजन पकाऊ। तर पहिला तिमीसँग भएको पीठोबाट सानो रोटी बनाऊ। त्यो रोटी मेरो निम्ति ल्याऊ। त्यसपछि आफ्नो अनि छोराका लागि पकाऊ।
 14 परमप्रभु इस्राएलका परमेश्वर भन्नु हुन्छ, ‘त्यो भाँडोको पिठो कहिले रितो हुनेछैन। ढुंगोको तेल कहिले कमि हुने छैन। परमप्रभुले वर्षा नपठाएको दिनसम्म यो चलि रहने छ।’”
 15 यसकारण स्त्री आफ्नो घर गइनु। एलियाले उनलाई जे गर्नु भनेका थिए तिनले त्यसै गरिन। एलिया, स्त्री र उनको छोराको लागि धेरै दिनको खाद्य थियो।
 16 पीठोको भाँडो अनि तेलको ढुंगो कहिले रितो भएन। यो यस्तो भयो जस्तो परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले एलिया मार्फत बोल्नु भएको थियो।

- 17 केही समयपछि स्त्रीको छोरा बीरामी भयो। ऊ साह्रै नै भयो। अन्तमा उसले सास फेर्ने छोड्यो।
- 18 तब त्यस स्त्रीले एलियालाई भनिनु, “तपाईं परमेश्वरका जन तपाईंसित मेरो विरोधमा के छ? के तपाईं यहाँ मैले गरेको पाप कामहरूको सम्झना गराउन आउनु भएको हो? के तपाईं यहाँ मेरो छोराको मृत्यु गराउन आउनु भएको हो?”
- 19 एलियाले उनलाई भने, “तिम्रो छोरा मलाई देऊ।” एलियाले तिनीबाट बालकलाई लिएर अनि बोकेर त्यसलाई माथिल्लो तलामा लगे। उनले कोठामा ओझ्यान माथि उसलाई सुताए जहाँ उनी बस्ने गर्दथे।
- 20 त्यसपछि एलियाले प्रार्थना गरे, “परमप्रभु मेरा परमेश्वर! यी विधवाले आफ्नो घरमा बस्न दिएकी छिन्। के तपाईं उसका लागि अशुभ घटना गर्नु हुन्छ त? के उनको छोरालाई मर्न दिनु हुन्छ?”
- 21 तब एलिया आफै बालकमाथि तीन पल्ट पस्निए। एलियाले प्रार्थना गरे, “हे परमप्रभु मेरो परमेश्वर। यस बालकलाई फेरि जीवन दिनु होस्!”
- 22 परमप्रभुले एलियाको प्रार्थनाको उत्तर दिनुभयो। बालक फेरि सास फेर्न थाल्यो। ऊ जीवित भयो।
- 23 एलियाले बालकलाई बोकेर तल्लो तालामा ल्याए। एलियाले बालकलाई तिनकी हातमा सोम्पिदिए र भने, “हेर, तिम्रो छोरा जिउँदो छ।”
- 24 श्रीले भनिनु, “अहिले मलाई थाह भयो तपाईं सौँचै नै परमेश्वरबाटको मानिस हुनुहुन्छ। परमप्रभु तपाईं मार्फत बोल्नुहुँदो रहेछ मलाई थाह भयो।”

18

एलिया र बालका अगमवक्ताहरू

- 1 खडेरी परेको तेस्रो वर्ष परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ र राजा आहाबसँग भेट गर। म चाँचुँ पानी पठाउने छु।”
- 2 यस कारण एलिया आहाबसँग भेट गर।
- त्यस समयमा सामरियामा खाद्य थिएन।
- 3 यसकारण राजा आहाबले ओबघालाई आफ्नो समक्ष बोलाए। ओबघा राजाको महलको दायित्वमा थिए। (ओबघा परमप्रभुको साँचो भक्त थिए।)
- 4 एक समय जब ईजेबेल सबै परमप्रभुका अगमवक्ताहरूको हत्या गरिहेकी थिई, त्यस बेला ओबघाले 100 अगमवक्ताहरूलाई लिएर गए अनि तिनीहरूलाई दुइवटा ओढारमा लुकाए। ओबघाले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 जनालाई अर्का ओढारमा लुकाए। तब ओबघाले तिनीहरूका लागि खाद्य र पानी ल्याए।
- 5 राजा आहाबले ओबघालाई भने, “म सित आऊ। हामीले प्रत्येक पानीको मुहान र नदीको किनार पाउनेछौं। हनु सक्छ हाम्रा घोडाहरू र गधाहरू जीवित राख्नलाई प्रशस्त मात्रमा घाँस पाउनु सक्छौं। होइन भने, हामी तिनीहरूलाई गुमाउने छौं।”
- 6 प्रत्येक मानिसले देशको एउटा अंश छाने जहाँ तिनीहरू पानी खोज्न जाने छन्। तब दुइ जना मानिसहरूले सम्पूर्ण देश भ्रमण गरे। आहाब एउटा दिशातिर एकै हिँडे। ओबघा अर्को दिशातिर एकै हिँडे।
- 7 ओबघा भ्रमण गरिरहेको बेला उनले एलियालाई भेटे। ओबघाले एलियालाई चिने जब उनले उनलाई देखे। ओबघाले एलिया अघि टाउको निहुराए। उनले भने, “एलिया? के तिमी सौँचै मालिक हो?”
- 8 एलियाले उत्तर दिए, “हो म नै हूँ। जाऊ अनि आफ्नो मालिक राजालाई भन, म यहाँ छु।”
- 9 तब ओबघाले भने, “यदि मैले आहाबलाई तिमी कहाँ छौं बताएँ भने उनले मलाई मार्नेछन्। मैले तिमी प्रति कुनै भूल गरेको छैन। तिमी किन मलाई मार्न चाहन्छौं?”
- 10 परमप्रभु जस्तै तिम्रा परमेश्वर निश्चित रूपले जीवित हुनुहुन्छ राजा हरेक ठाउँमा तिमीलाई खोजी रहेका छन्। उनले तिमीलाई खोज्न प्रत्येक देशमा मानिसहरू पठाए। यदि एउटा देशका शासकले भने, तिमी यस देशमा छैनौ, तब आहाबले शासकलाई तिमी यहाँ छैनौ भनी प्रतिज्ञा गर्न लगाए।
- 11 अहिले तपाईं चाहनुहुन्छ म त्यहाँ जाऊँ अनि उसलाई तपाईं यहाँ हुनुहुन्छ भनी बताऊँ।
- 12 यदि म राजा आहाबलाई तपाईं यहाँ हुनुहुन्छ भनेर बताउन गएँ भने, परमप्रभुको आत्माले तपाईंलाई अन्य कही पुर्याउनेछ। राजा आहाब यहाँ आउने छन् अनि उसले तपाईंलाई पाउने छैनन्। तब उहाँले मलाई मार्ने छन्। जब म बालक थिए त्यस बेलादेखि नै परमप्रभुको अनुसरण गरेँ।
- 13 तिमीले थाह पायो मैले के गरेँ। ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मारिरहेकी थिई अनि मैले 100 अगमवक्ताहरूलाई ओढारमा लुकाएँ। मैले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 अगमवक्ताहरूलाई अर्का ओढारमा राखेँ। मैले तिनीहरूका लागि खाद्य र पानी ल्याएँ।
- 14 अहिले तपाईं चाहनुहुन्छ म त्यहाँ गएर तपाईं यहाँ हुनुहुन्छ भनी भन्दा राजाले मलाई मार्नेछन्।”
- 15 एलियाले उत्तर दिए, “परमप्रभु सर्वशक्तिमानको नाउँमा निश्चित रूपमा रहे झैं जसको म सेवा गर्छु। म शपथ खाएर भन्दछु कि आज म राजा अघि उभिनेछु।”
- 16 यसकारण ओबघा राजा आहाब कहाँ गए। उनले एलिया कहाँछन् भनी उनलाई बताए। राजा आहाब एलियालाई भेट्न गए।
- 17 जब आहाबले एलियालाई देखे उनले भने, “के यो तिमी नै हो? तिमी नै त्यो मानिस हो जसले इस्राएलमा संकट सृष्टि गरेको छ।”
- 18 तब एलियाले उत्तर दिए, “मैले इस्राएलमा संकट सृष्टि गरेको होइन। तपाईं र तपाईंका परिवारले यो संकट सृष्टि गरेको हुन्। तपाईंले संकट त्यस बेला सृष्टि गर्नुभयो जति बेला तपाईंले परमप्रभुको आदेश पालन गर्नुभएन अनि बालको अनुसरण गर्नुभयो।
- 19 अहिले, सबै इस्राएलीहरूलाई डाँडामाथि मलाई भेट्न भन्नुहोस्। त्यस ठाउँमा बालका 450 जना अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। अनि असत्य देवी अशुराका 400 अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। रानी ईजेबेलले ती अगमवक्ताहरूको समर्थन गर्छिन्।”
- 20 यसकारण आहाबले सबै इस्राएलीहरू र अगमवक्ताहरूलाई कर्मेल डाँडामा बोलाए।
- 21 एलिया ती मानिसहरू समक्ष आए। उनले भने, “तिमीहरू कसलाई अनुसरण गर्ने हो यसका निर्णय कहिले लिनेहो। यदि परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ भने तिमीहरू उहाँलाई नै अनुसरण गर। यदि बाल नै सत्य देवता हो भने तब उनलाई अनुसरण गर।”
- मानिसहरूले केही बोलेनन्।
- 22 एलियाले भने, “म परमप्रभुको एक मात्र अगमवक्ता हूँ। यहाँ म एकलै छु। तर यहाँ बालका 450 जना अगमवक्ताहरू छन्।
- 23 यसकारण दुइवटा सौँडे ल्याऊ। बालका अगमवक्ताहरूले एउटा सौँडे लिऊन्। तिनीहरूले त्यसलाई मासु र काटेर टुक्रा-टुक्रा पारुन्। त्यसपछि तिनीहरूले मासु दाउरमाथि राखुन्। तर तिनीहरू आगो बाल्न पाउने छैनन्। त्यसपछि अर्को सौँडेलाई म त्यसै गर्छु। म पनि आगो बाल्न शुरू गरिँदु।
- 24 बालका अगमवक्ताहरूले उनीहरूको देवतालाई प्रार्थना गर्नेछन् अनि म मेरा परमप्रभुलाई प्रार्थना गर्नेछु। जुन परमेश्वरले प्रार्थना सुनेर दाउरा बल्न शुरू गर्छन्, तिनै सत्य परमेश्वर हुनेछन्।”
- सबै मानिसहरूले यसलाई राम्रो विचार भनेर समर्थन गरे।

25 तब एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू धेरै छौ। यसकारण पहिला तिमीहरूनै शुरू गर। एउटा साँढे छान अनि तयार गर। तिम्रा देवतालाई पुकार तर आगो बाल्न पाइनेछैन।”

26 यसकारण अगमवक्ताहरूले साँढे लिए, जो उनीहरूलाई दिइएको थियो। तिनीहरूले त्यसलाई तयार बनाए। तिनीहरूले विहान देखि मध्यानसम्म प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे बाल, कृपया हामीलाई उत्तर देऊ!” तर कुनै आवाज आएन। कसैले उत्तर दिएन। अगमवक्ताहरू वेदीको वरिपरि नाचे जसलाई तिनीहरूले बनाएका थिए। तर आगो बल्दै बलेन।

27 दिउँसाँतिर एलियाले तिनीहरूको खिसी गरे। एलियाले भने, “यदि बाल साँचै नै देवता हुन भने हुन्छ, जोडसित प्रार्थना गर्नुपर्छ! हुन सक्छ, उनी सोच्दै छन्! अथवा हुन सक्छ उनी व्यस्त छन्! अथवा हुन सक्छ उनी भ्रमण गरदैछन्! उनी सुत्ती रहेको हुन सक्छ। हुन सक्छ तपाईंहरूले जोरसित प्रार्थना गर्दा उनी उठ्न सक्छन्!”

28 अनि ती अगमवक्ताहरूले जोरसित प्रार्थना गरे। तिनीहरूले तरवार र भालाले काटे। (तिनीहरूले पूजा गर्ने यस्तै तरीका थियो।) तिनीहरूले आफूमाथि प्रहार गरिरहे जबसम्म तिनीहरूको शरीर रक्ताम्मे भएन।

29 मध्यदिन बित्यो तर आगो बलेको थिएन। अगमवक्ताहरू बेलुकीको बलिदान चढाउने समयसम्म तिनीहरूको व्याकुलता कार्यहरू गरिरहे, तर केही पनि भएन। बालबाट कुनै उत्तर आएन। कुनै आवाज थिएन। कसैले पनि सुनेको थिएन।

30 अब एलियाले मानिसहरूलाई भने, “अब मेरो सामु आओ।” यसकारण सबै मानिसहरू एलियाको वरिपरि थुप्रिए। परमप्रभुको वेदी भक्तिएको थियो। यसकारण एलियाले ठीक पारे।

31 एलियाले 12 वटा ढुङ्गाहरू पाए। प्रत्येक ढुङ्गा याकूबका सन्तानबाटका त्यो एउटा कुल समूहको निम्ति खडा थियो। याकूब त्यो मानिस थियो जसलाई परमप्रभुले इस्त्राएल नाउ दिनुभएको थियो।

32 एलियाले परमप्रभुको वेदी स्थापित गर्न यी ढुङ्गाहरू प्रयोगगरे। उनले वेदीको वरिपरि एउटा खाडल खने। त्यो खाडल दुई माना पानी राख्नका लागि पर्याप्त चौडा र गहिरौ थियो।

33 तब एलियाले वेदीमाथि दाऊरा राखे। उनले साँढेलाई टुक्रा-टुक्रा पारेर काटे। उनले टुक्राहरू दाऊरामाथि राखे।

34 तब एलियाले भने, “चारेवटा भाँडाहरूमा पानी भर। पानी मासुका टुक्रा र दाऊरामा खन्पाऊ।” फेरि एलियाले भने, “फेरि यसै गर।” तब उनले भने, “फेरि यस्तै तेस्रो पटक गर।”

35 पानी वेदीबाट तल बग्यो अनि खाडलमा भरियो।

36 यो बेलुकीपखको बलिदानको समय भएको थियो। त्यसपछि अगमवक्ता एलिया वेदी समक्ष गए अनि प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्त्राएलका परमेश्वर। म तपाईंलाई इस्त्राएलका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्ने बिन्ती गर्छु। अनि प्रमाणित गर्नुहोस् म तपाईंको सेवक हूँ। मानिसहरूलाई देखाउनुहोस्, यी सब काम गर्नका लागि तपाईंले मलाई आदेश दिनुभएको हो।

37 मेरो परमप्रभु, मेरो प्रार्थनाको उत्तर दिनहोस्। मानिसहरूलाई देखाइ दिनुहोस्, परमप्रभु तपाईं नै परमेश्वर हुनुहुन्छ। तब तपाईंले मानिसहरूलाई तपाईंतिर फर्काएर ल्याउनु सक्नु हुन्छ।”

38 यसकारण परमप्रभुले आगो पठाउनुभयो। आगोले बलिदान, दाऊरा, ढुङ्गा र वेदीको वरिपरिको भूमिलाई जलायो। आगोले खाडलको पानीलाई पनि सूख्छा बनायो।

39 सबै मानिसहरूले यस्तो भएको देखे। मानिसहरू भूमिमा निहुरिए अनि भन्न थाले, “परमप्रभु नै परमेश्वर हुनु हुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!”

40 तब एलियाले भने, “बालका सबै अगमवक्ताहरूलाई पक्रा। कसैलाई भाग्न नदोऊ!” यसकारण मानिसहरूले सबै अगमवक्ताहरूलाई पक्रिए। तब एलियाले तिनीहरूलाई कीशोन खोलामा लगे अनि त्यस ठाउँमा तिनीहरूलाई मारे।

पानी फेरि पर्छ

41 तब एलियाले राजा आहाबलाई भने, “अब, जाऊ खान-पीन गर। मसलाधारे पानी परेको आवाज सुन्छौ।”

42 यसकारण राजा आहाब खान गए। त्यस बेला एलिया कर्मेल् डाँडा माथि चढे। पर्वतको चुचुरामा पुगेर तिनी निहुरिए। उनले आफ्नो टाउको ढुङ्गा चूँडाबीच राखे।

43 तब एलियाले आफ्नो सेवकलाई भने, “समुद्रतिर हेर।”

सेवक त्यस ठाउँमा गयो जहाँबाट ऊ समुद्र हेर्न सक्थ्यो। तब सेवक फर्कियो अनि भन्यो, “मैले केही देखिन।” एलियाले उसलाई फेरि जानु र हेर्नु भने। यस्तो सात पटक भयो।

44 सातौँ पटक सेवक फर्कियो अनि भन्यो, “मैले मानिसको मुट्टीको आकार जस्तै सानो बादल देखे। बादल समुद्रबाट आउँदै थियो।”

एलियाले सेवकलाई भने, “राजा आहाब कहाँ जा अनि उनलाई आफ्नो रथ लिनु अनि अहिले घर जानु भन। यदि उनी अहिले जाँदैन भने पानीले उनलाई रोक्नेछ।”

45 केही छिनपछि आकाश कालो बादलले ढाकियो। हावा बहनु थाल्यो अनि मसलाधारे पानी पर्न थाल्यो। आहाब आफ्नो रथमा चढे अनि यीजेरलतिर यात्रा शुरू गरे।

46 परमप्रभुको शक्ति एलियामाथि आएको थियो। एलियाले आफ्नो चारैतिर लुगा कसे जसले गर्दा ऊ दगुर्न सकोस्। तब एलिया राजा आहाबभन्दा अघि यीजेरलतिर दगुरे र पुगे।

19

सर्पि पर्वतमाथि एलिया

1 राजा आहाबले ईजेबेललाई सबै थोक बताए जो एलियाले गरे। आहाबले उनलाई कसरी एलियाले तरवारले सबै अगमवक्ताहरूलाई मारेको बताए।

2 यसकारण ईजेबेलले एलिया समक्ष एकजना दूत पठाइन्। ईजेबेलले भनिन्, “म कसम खान्छु भोलि यस बेलाको पहिले म तिमीलाई त्यसरी नै मार्नेछु जसरी तिमिले ती अगमवक्ताहरूलाई मार्यौ। यदि मैले सकिर्न भने तब देवताहरूले मलाई मार्नेछन्।”

3 जब एलियाले यो सुने, उनी डराए। त्यस कारण उनी आफ्नो जीवन बचाउन भागे। उनले आफ्नो सेवक सँगै लगे। तिनीहरू बेरेशबा, यहदा गए। एलियाले सेवकलाई बेरेशबामा छोडे।

4 त्यसपछि एलिया दिनभरि नै मरूभूमिमा हिँडे। एलिया एउटा पोथ्राको तल बसे। उनले मर्न चाहे। एलियाले भने, “परमप्रभु, मैले धेरै गरे! मलाई मर्न दिनुहोस्। म मेरा पुर्खाहरू भन्दा राम्रो छुईन।”

5 तब एलिया रूखको तल सुते अनि निदाए। एउटा स्वर्गदूत एलिया कहाँ आए अनि उनलाई छोए। स्वर्गदूतले भने, “उठ! खाऊ!”

6 एलियाले आफ्नो छेबैमा कोइलामा पकाएको केक र एउटा ढुंगोमा पानी देखे। एलियाले खाई-पिई गरेर तब तिनी फेरि सुते!

7 त्यसपछि परमप्रभुका स्वर्गदूत उनीकहाँ फेरि आए। स्वर्गदूतले भने, “उठ! खाऊ! यदि तिमीले खाएनौ भने लामो यात्रा गर्नका लागि तिमी बलियो हुँदैनौ!”

8 यसकारण एलिया उठे। उनले खाए अनि पिए। खाद्यले एलियालाई चालीस दिन र चालीस रात हारेब पुरुञ्जेल हिँड्नु पर्यो बलियो बनायो, परमेश्वरको पर्वत हारेबतिर हिडेरे गए।

9 त्यहाँ एलिया एउटा ओढारमा गए अनि रातभरि बसे। तब परमप्रभु एलिया सँग बोल्नु भयो।

परमप्रभुले भन्नुभयो, “एलिया, तिमी किन यहाँ छौ?”

10 एलियाले उत्तर दिए, “परमप्रभु, सर्वशक्तिमान परमेश्वर, सधैं मैले सकेसम्म तपाईंको सेवा गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित भएको करार तोडेका छन् तिनीहरूले तपाईंका वेदीहरू भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। म मात्र यस्तो अगमवक्ता हूँ जो अहिलेसम्म जिउँदै छु अनि अहिले तिनीहरू मलाई मार्ने प्रयास गर्दछन्।”

11 तब परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ अनि पर्वत माथि मेरा सामु खडा होउ। म तिमी छेबैबाट जानेछु।” तब प्रचण्ड हुरी चल्थो। हुरीले पर्वतहरूलाई भत्कायो। परमप्रभुको अधि द्रुत्वा चट्टानहरू फोर्यो। तर त्यो हुरीमा परमप्रभु हुनुहुन थियो। त्यस हुरी पछि एउटा भूईँचालो शुरू भयो तर त्यो भूईँचालोमा पनि परमप्रभु हुनुहुन थियो।

12 भूईँचालो पछि आगो दन्कियो। तर त्यो आगोमा पनि परमप्रभु हुनुहुन थियो। आगो पछि त्यहाँ मधुरो कानेखुसी आए।

13 जब एलियाले आवाज सुने उनले उसको अनुहार उसको खास्टोले छोपे। तब उनी गए अनि ओढारको मुखमा उभिए। तब ध्वनिले उनलाई भन्यो, “एलिया, तिमी किन यहाँ छौ?”

14 एलियाले भने, “परमप्रभु, हे सर्वशक्तिमान परमेश्वर, मैले सकेसम्म सधैं तपाईंको राम्रो सेवा गरेको छु। तर इस्राएली मानिसहरूले तपाईंको करारलाई पालन गरेनन्। तिनीहरूले तपाईंको वेदी भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अहिले सम्म बाँच्ने अगमवक्ता मै मात्र हूँ। अनि अहिले तिनीहरू मलाई मार्ने चेष्टा गर्दछन्।”

15 परमप्रभुले भन्नुभयो, “दमीशकको वरिपरि रूमभूमिसम्म जाने बाटो भएर फर्क। दमीशक जाऊ अनि अरामका राजाको रूपमा हजाएललाई अभिषेक गर।

16 तब निष्ठीका छोरा येहूलाई इस्राएलका राजाको रूपमा अभिषेक गर। त्यसपछि अबेल महोलाको शापातको छोरा एलीशालाई अभिषेक गर। तिनी तिम्रो ठाउँमा अगमवक्ता हुनेछन्।

17 हजाएलले धेरै व्यक्तिकहरूलाई मार्नेछन्। हजाएलको तलवारबाट बाँचेकहरूलाई येहूद्वारा मार्नेछन्। तीजो येहूबाट बाँचेकोलाई एलीशा द्वारा मार्नेछन्।

18 म सित अझै पनि इस्राएलमा 7,000 मानिसहरू छन् जसले अझैसम्म बालको अघाडी निहुरिएको छैनन् अथवा बालको मूर्तिलाई चुम्ब गरेको छैनन्।”

एलीशा एक अगमवक्ता बनिन्छन्

19 यसकारण एलियाले त्यो ठाउँ छोडे अनि शापातका छोरा, एलीशालाई खोज्न गए। एलीशाले हलो जोतिरहेका थिए। त्यहाँ तिनको अधि बाह्र जोडी गोरूहरू थिए अनि बाह्रौँ जोडी चौहिँ तिनीसित थियो। एलिया एलीशा सामु गए। एलियाले आफ्नो खास्टो एलीशालाई दिए।

20 तत्कालै एलीशाले गोरूहरू छोडे अनि एलियाको पछि लागे। एलीशाले भने, “मलाई मेरी आमालाई र बाबुलाई म्वाईँबाट देऊ अनि तिनीहरूलाई विदा लिनु देऊ। तब म तिम्रो अनुसरण गर्नेछु।”

एलियाले उत्तर दिए, “तिमी त्यसो गर्नु सक्छौ, म तिमीलाई रोक्दिन।”*

21 तब एलियाले आफ्नो परिवारसँग बसेर विशेष भोजन गरे। एलीशा गए अनि आफ्ना गोरूहरू मारे। उनले हलोकको काठको प्रयोगदाउराको रूपमा गरे अनि मासु पकाए। तब उनले यसलाई मानिसहरू माझ बाँडे अनि तिनीहरूले मासु खाए। त्यसपछि एलीशाले एलियालाई अनुसरण गर्न थाले। एलीशा एलियाका सहायका बने।

20

बेन-हदद र आहाब लडाइँमा जान्छन्

1 बेन-हदद अरामका राजा थिए। उनले आफ्नो सबै सेनाहरू जम्मा गरे। उनीसँग 32 जना राजाहरू थिए। तिनीहरूसँग घोडा अनि रथहरू थिए। तिनीहरूले सामरिया माथि आक्रामण गरे अनि त्यसको विरोधमा लडाइँ गरे।

2 राजाले इस्राएलका राजा आहाब कहाँ शहरमा राजदूतहरू पठाए।

3 संदेश यस्तो थियो, “बेन-हदद भन्दछन्, ‘तिमीले मलाई तिम्रो चाँदी र सुन दिनु पर्छ।’ तिमीले आफ्ना स्वासीहरू र नानीहरू पनि मलाई दिनु पर्छ।”

4 इस्राएलका राजाले उत्तर दिए, “महाराज, मेरा मालिक म सहमत छु कि म अहिले तिम्रो हूँ अनि मसित भएको प्रत्येक वस्तु तिम्रो हो।”

5 तब राजदूत फर्केर आहाब कहाँ आए। तिनीहरूले भने, “बेन-हदद भन्दछन्, ‘मैले तिमीलाई पहिले भनेको थिएँ। तिमीले तिम्रो सबै सत्त, चाँदी तथा पत्रीहरू र नानीहरू मलाई दिनु पर्छ।’

6 भोल्ति म तिम्रो घर र तिम्रा अधिकारीहरूको घर खोजीनिधि गर्न मानिसहरू पठाउँदछु। तिमीले मेरा मानिसहरूलाई सबै बहुमूल्य वस्तुहरू दिनु पर्छ अनि तिनीहरूले ती वस्तुहरू म कहाँ ल्याउनेछन्।”

7 यसकारण राजा आहाबले देशका सबै प्रमुख अगुवाहरूको सभा बोलाए। आहाबले भने, “हेर, बेन-हदद संकट खोजिरहेका छन्। पहिला उनले मलाई भने मैले उनलाई मेरा पत्रीहरू, मेरा नानीहरू, मेरो चाँदी र मेरो सुन दिनु पर्छ। ती वस्तुहरू उनलाई दिन म राजी भएँ। अनि अहिले उनी सबै वस्तुहरू लिन चाहन्छन्।”

8 तर सबै बड़ा-प्रधानहरू र मानिसहरूले भने, “उनको आज्ञा नमान। उनी जे भन्दछन् त्यो नगर।”

9 यसकारण आहाबले एक जना राजदूत बेन हदद समक्ष पठाए। आहाबले भने, “म त्यही गर्नेछु जो तिमीले पहिला भनेका थियौ। तर म तिम्रो दोस्रो आदेश पालन गर्ने छैन।”

राजा बेन-हददका मानिसहरूले संदेश राजाकहाँ पुर्याए।

* 19:20: म तिमीलाई रोक्दिन “सहायताको रूपले, तिमीलाई मैले के गरेको छु?” अथवा “म तिम्रो निम्ति केगर्तौ?”

10 तब दूत राजा बेन-हददबाट अर्को संदेश लिएर फर्किए। संदेश थियो, “म सामरियालाई सम्पूर्ण रूपले नष्ट पार्नेछु। म कसम खान्छु, त्यहाँ मेरा प्रत्येक मानिसका निम्ति एक मुट्टी धूलो पनि रहने छैन। मेरा देवताले मलाई नष्ट पार्नु यदि मैले यस्तो गर्न सकिन भने!”

11 राजा आहाबले उत्तर दिए, “बेन-हददलाई भन जुन मानिसले कवच धारण गर्छ, त्यसले त्यस मानिसको जस्तो गर्व नगरोस्, जो त्यसलाई खोल्न मानिसले झैं घमण्ड गर्नु हुँदैन।”

12 राजा बेन-हदद अरू शासकहरू सँग आफ्नो पालमा मघपान गरिरहेका थिए। त्यस बेला संदेशवाहकहरू आए अनि उनलाई राजा आहाबको संदेश दिए। राजा बेन-हददले आफ्ना मानिसहरूलाई आहाबको शहरलाई आक्रमण गर्न तयार हुने आदेश दिए। उनका मानिसहरू तिनीहरू आफैं युद्धका निम्ति तयार भए।

13 त्यसै बेला एक जना अगमवक्ता राजा आहाबकहाँ गए। अगमवक्ताले भने, “राजा आहाब, परमप्रभुले तिमीलाई भन्दछ, ‘के तिमीले विशाल सेना देखेका छौ? म, तिमीलाई तिनीहरूलाई परास्त पार्ने शक्ति दिइरहकोछु। तब तिमी जान्ने छौ म परमप्रभु हुँ।’ ”

14 आहाबले भने, “तिनीहरूलाई परास्त गर्नका लागि तपाईं कसलाई प्रयोग गर्न हुनेछ?”

अगमवक्ताले भने, “परमप्रभु भन्दछ, ‘सरकारी अधिकारीका साना सहायकहरू।’ ”

तब राजाले सोधे, “मुख्य सेनालाई कसले नियन्त्रण गर्छ?”

अगमवक्ताले उत्तर दिए, “तपाईंले।”

15 यसकारण आहाबले सरकारी अधिकारीका रूपमा सहायकहरूलाई भेला गरे। ती जम्मा 232 जना तन्देरी मानिसहरू थिए। तब राजाले इस्त्राएलका सेनाहरूलाई एकसाथ बोलाए। जम्मा संख्या 7,000 पुग्यो।

16 राजा बेन-हदद अनि 32 जना राजाहरू जो उनलाई सघाउथे तिनीहरू आ-आफ्नो पाल भित्र मघपान गरिरहेका थिए। यसै बेला राजा आहाबको आक्रामण शुरू भयो।

17 तन्देरी सहायकहरूले पहिला आक्रामण गरे। राजा बेन-हददका मानिसहरूले उनलाई भने, सैनिकहरू सामरियाबाट बाहिर निस्किए।

18 यसकारण बेन-हददले भने, “तिनीहरू लडाईं गर्न आइरहेका हुनेछन्। अथवा तिनीहरू शान्तिको कुरा गर्न आइरहेका छन्। तिनीहरूलाई जिउँदै पक्रौ।”

19 राजा आहाबका तन्देरी अधिकारीहरूले आक्रामणको नेतृत्व गरिरहेका थिए। इस्त्राएलका सेनाहरूले तिनीहरूलाई अनुसरण गरिरहेका थिए।

20 तब इस्त्राएलीहरूले प्रत्येकलाई मारे जो तिनीहरूको बाटोमा खडा थिए। यसकारण अरामका सेनाहरू भाग्न थाले। इस्त्राएलका सेनाहरूले तिनीको पछि लाग्ने गरे। राजा बेन-हदद एउटा रथको घोडामा चढेर भागे।

21 राजा आहाबले सेनालाई नेतृत्व दिए अनि अरामको सैनिकहरूबाट सबै घोडाहरू अनि रथहरू कब्जा गरे। यसकारण राजा आहाबले अरामी सेनालाई परास्त गराए।

22 तब अगमवक्ता राजा आहाब समक्ष गए र भने, “अरामका राजा, बेन-हदद आउंदो बसन्तमा तिमीसित लडाईं गर्न फेरि आउनेछ। यसकारण तिमीले अहिले आफ्नो घर जानुपर्छ अनि आफ्नो सैनिकलाई बलियो बनाउनु पर्छ। अनि उनलाई परास्त गर्नका लागि सचेत योजनाहरू बनाऊ।”

बेन-हदद फेरि आक्रामण गर्छन्

23 राजा बेन-हददका अधिकारीहरूले उनलाई भने, “इस्त्राएलका देवताहरू ता पहाडहरूका देवता हुन्। हामीले पर्वतीय क्षेत्रमा लडाईं गर्यौं। यसकारण इस्त्राएलका मानिसहरूले जीते। यसकारण हामी उनीहरू सँग त्यस ठाउँमा लडाईं गरौं। तब हामी जित्ने छौं।”

24 तिमीले यही काम गर्नु पर्नेछ। सैनिकहरूलाई आदेश दिने अनुमति 32 जना राजाहरूलाई नदिनु। तिनीहरूको सैनिकहरूलाई सेनापतिहरूले नै नियन्त्रण गर्नु।

25 अब तिमी मासिपको सैनिक जस्तै सैनिक गठन गर। त्यस सेनाका जस्तै घोडाहरू र रथहरू भेला गर। त्यसपछि हामीले सम्म भूमिमा इस्त्राएलीहरू सँग लडाईं गर्नु पर्छ। तब हामी जित्ने छौं।” बेन-हददले तिनीहरूको सल्लाह माने। उनले त्यही गरे जो तिनीहरूले भने।

26 यसकारण बेन-हददले बसन्तमा अरामीहरूलाई भेला गरे। उनी इस्त्राएलीहरू सँग युद्ध गर्न अपेक्ष गरे।

27 इस्त्राएलीहरू युद्धका लागि तयार भए। इस्त्राएली मानिसहरू अरामी सैनिकसित युद्ध गर्न हिडे। तिनीहरूले अराम शिबिरको पछाडि तिर आफ्नो शिबिर बनाए। शत्रुको तुलनामा इस्त्राएलीहरू बाघाका दुइटा साना बथानहरू जस्ता देखिन्थे तर अरामेली सैनिकहरूले सबै इलाकाहरू ढाकेका थिए।

28 परमेश्वरका जन इस्त्राएलका राजाकहाँ आए र भने, “परमप्रभुले भन्नुभएको छ, ‘अरामका मानिसहरूले त्यो सोच्छन्, म, परमप्रभु हुँ पर्वतहरूका मात्र परमेश्वर हुँ, अनि म सम्म भूमिको पनि परमेश्वर होइन। यसकारण म तिमीलाई यो विशाल शत्रुलाई परास्त गर्ने शक्ति दिन्छु। तब तिमी जान्ने छौ, कि म नै परमप्रभु हुँ।’ ”

29 सात दिनसम्म सैनिकहरू एका-अर्काको सामु शिबिमा बसिरहे। सातौं दिन लडाईं शुरू भयो। एक दिनमा इस्त्राएलीहरूले 1,00,000 अरामका सैनिकहरू मारे।

30 बाँचेकाहरू अपेक्ष शहरतिर भागे। शहरको पर्खाल ती सैनिकहरू मध्ये 27,000 माथि ढल्यो। बेन-हदद पनि शहरतिर भागे। उनी एउटा कोठामा लुके।

31 उनका सेवकहरूले उनलाई भने, “हामीले सुनेका थियौं, इस्त्राएलका राजाहरू दयालु छन्। हामी खस्रो लुगा लगाऔं अनि टाउकोमा डोरी बाँधौं। त्यसपछि इस्त्राएलका राजा कहाँ जाऔं। हून सक्छ उनीले हामीलाई जिउँदो बस् दिने छन्।”

32 तिनीहरूले खस्रो लुगा लगाएर टाउकोमा डोरी बाँधे। तिनीहरू इस्त्राएलका राजाकहाँ गए। तिनीहरूले भने, “तिम्रो सेवक, बेन-हदद भन्दछन्, ‘कृपया मलाई बाँच्न देऊ।’ ”

आहाबले भने, “के उनी अझै जिउँदै छन्? उनी मेरा भाइ हुन्।”

33 बेन-हददका मानिसहरूले आहाबको शब्दको संकेत सुन्ने आशा गरेका थिए त्यो उसले बेन-हददलाई मार्ने छैन। जब राजा आहाबले भन्यो त्यो बेन-हदद उसको भाइ थियो, सल्लाहकारले लगत्तै भने, “हो, बेन-हदद तपाईंका भाई हुन्।”

आहाबले भने, “उनलाई मकहाँ ल्याऊ।” यसकारण बेन-हदद राजा आहाब समक्ष आए। राजा आहाबले उनलाई ऊ सितै रथमा बस्न भने।

34 बेन-हददले उनलाई भने, “आहाब, म तिमीलाई शहरहरू दिनेछु जो मेरा पिताले तिम्रा पिताबाट लिएका थिए। अनि तिमी दमीशकमा पसलहरू खोल्न सक्ने छौ जसरी मेरा पिताले सामरियामा गरेका थिए।”

आहाबले उत्तर दिए, “यदि तिमी यसमा सहमत हुन्छौ भने म तिमीलाई मुक्त रूपमा जान दिने छु।” यसकारण दुइजना राजाहरूले शान्ति सम्झौता गरे। त्यसपछि राजा आहाबले राजा बेन-हददलाई मुक्त गरे।

एउटा अगमवक्ता आहाबको विरुद्धमा बोल्छन्

35 एक जना अगमवक्ताले अर्का अगमवक्ताहरूलाई भने, “म माथि प्रहार गर!” उनले भने परमप्रभुले यसो गर्न भनी आदेश दिनुभएको थियो। तर अर्को अगमवक्ताले उनी माथि प्रहार गर्न मानेनन्।

36 यसकारण पहिला अगमवक्ताले भने, “तिमीले परमप्रभुको आदेश पालन गरेनौ। यसकारण एउटा सिंहले तिमीलाई मार्नेछ जब तिमी यो ठाउँ छोड्ने छौ।” अर्का अगमवक्ता त्यो ठाउँ छोडेअनि एउटा सिंहले उनलाई मार्यो।

37 पहिलो अगमवक्ता अर्को मानिस समक्ष गए अनि भने, “ममाथि प्रहार गर!”

त्यस मानिसले उनी माथि प्रहार गर्‍यो अनि अगमवक्ताहरूलाई घाइते बनायो।

38 यसकारण अगमवक्ताले आफ्नो अनुहार एउटा लुगाले छोपे। यस प्रकार उनी को हुन भनी कसैले पनि थाह पाउन सकेन। अगमवक्ता गए अनि बाटोमा राजाको प्रतीक्षा गर्न थाले।

39 जब राजा आए अनि अगमवक्ताले उनलाई बोलाए र भने, “म युद्धमा लडाईं गर्न हिडे। हाम्रा चार जना मानिसहरू मध्ये एक जनाले एक जना शत्रुको सैनिक मकहाँ ल्यायो। मानिसले भन्यो, ‘यस मानिसलाई हेरिराख। यदि यो मानिस भाग्यो भने तैले आफ्नो जीवन यसको ठाउँमा दिनु पर्छ अथवा तैले एक तोडा सुन टण्ड तिर्नु पर्नेछ।’

40 तर म अरू नै काममा व्यस्त भएँ। यस कारण त्यो मानिस भाग्यो।”

इस्राएलका राजाले भने, “तिमीले आफैले भनी सकेकाछौ तिमीलाई सजाय हुनु पर्छ।”

41 तब अगमवक्ताले आफ्नो अनुहारबाट लुगा निकाल्यो। इस्राएलका राजाले उनलाई हेरे अनि उनी एक जना अगमवक्ता हुन भनी थाह पाए।

42 तब अगमवक्ताले राजालाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तपाईंले त्यस मानिसलाई मुक्त गरउनु भयो जसलाई मैले भनेथे त्यो मर्नु पर्छ। यसकारण उसको सट्टामा तिमी मर्ने छौ अनि तिम्रा सैनिकहरू उसको सैनिकहरूको सट्टामा मर्नेछन्।’ ”

43 तब राजा आफ्नो घर सामरिया फर्किए। उनी चिन्तित र उदास थिए।

21

नाबोतको दाखबारी

1 राजा आहाबको महल सामरिया शहरमा थियो। महलको छेउमा दाखबारी थियो। नाबोत नाउँ भएको मानिस यस बारीको मालिक थियो।

2 उ थिज्जेलबाट आएको थियो। एक दिन आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मलाई देऊ। म यसलाई सक्जीको बगैचा बनाउन चाहन्छु। तिम्रो बारी मेरो महलको छेउमा छ। म यसको बदलीमा राम्रो दाखबारी दिनेछु। अथवा, यदि तिमी चाहन्छौ भने यसको दाम रूपियाँ दिनेछु।”

3 नाबोतले उत्तर दिए, “परमप्रभुले यस्तो हुन रोक्नु म यसो गर्नेछु। म मेरो भूमि तपाईंलाई दिने छैन किनभने यो मेरो पिता-पुर्खाको सम्पत्ति हो।”

4 यसकारण आहाब घर फर्किए। उनी नाबोतसित रिसाएका थिए अनि उदास थिए। थिज्जेलको मानिसले भनेको कुरा उनलाई मन परेन। (नाबोतले भनेका थिए, “म मेरो परिवारको जग्गा दिने छैन।”) आहाब आफ्नो ओछ्यानमा पल्टिएका थिए। उनले आफ्नो मुख अर्कोतिर पारे अनि केही नखाने भए।

5 आहाबकी पत्नी ईजेबेल उनी समक्ष गइन्। ईजेबेलले उनलाई भनिन्, “तिमी किन उदास छौ? तिमीले किन खान मानेनौ?”

6 आहाबले उत्तर दिए, “थिज्जेलबाट आएको मानिस नाबोतलाई मैले उसको बारी दिनु भनी बिन्ती गरे। उसलाई मैले भने, म उसलाई भनेको दाम दिनेछु। अथवा उसले चाहेको खण्डमा उसलाई म अर्को बारी दिनेछु। तर नाबोतले बारी मलाई दिन मानेन।”

7 ईजेबेलले भनिन्, “तर तिमी इस्राएलका राजा हौ! ओछ्यानबाट उठ। केही खाऊ अनि तिमीलाई राम्रो लाग्ने छ। नाबोतको बारी म तिमीलाई उपलब्ध गराउने छु।”

8 तब ईजेबेलले केही पत्रहरू लेखिन्। उनले पत्रमा आहाबको नाउँमा सही गरिन्। उनले पत्रहरू बन्द गर्नका लागि आहाबको मोहर प्रयोगगरिन्। त्यसपछि उनले अगुवाहरू र विशेष मानिसहरूलाई पत्र पठाइन् जो नाबोत बसकै शहरमा बस्ने गर्दथे।

9 पत्र यस्तो लेखिएको थियो।

“घोषणा गर एउटा यस्तो हुनेछ जब मानिसहरूले केही खाने छैनन्। तब शहरका सबै मानिसहरूलाई एउटा सभामा बोलाऊ। सभामा नाबोतलाई मानिसहरूको अघि इज्जतको स्थान देऊ।

10 केही यस्ता मानिसहरू खोज जो नाबोतको लागि असत्य बोल्नेछन्। ती मानिसहरूले भन्ने छन्, तिनीहरूले नाबोतले राजा र परमेश्वरको विरोधमा बोलेको सुनेका छन्। तब नाबोतलाई शहरदेखि बाहिर निकाल अनि उसलाई ढुङ्गाले हिकोए मार।”

11 यसकारण बूढा-प्राधानहरू अनि मुख्य मानिसहरूले ईजेबेलले तिनको पत्रमा बताए जस्तै गरे।

12 अगुवाहरूले घोषणा गरे, एक दिन यस्तो हुनेछ जब सबै मानिसहरूले केही खाने छैनन्। त्यस दिन तिनीहरूले सबै मानिसहरूलाई एउटा सभामा बोलाए। तिनीहरूले नाबोतलाई मानिसहरूको अघि विशेष स्थानमा राखे।

13 तब दुइ जना बेइयाम मानिसहरूले जनगणलाई भने, तिनीहरूले नाबोतलाई परमेश्वर र राजाको विरोधमा बोलेको सुनेका थिए। यसकारण मानिसहरूले नाबोतलाई शहर बाहिर लगे। तब तिनीहरूले उसलाई ढुङ्गाले मारे।

14 तिनीहरूले ईजेबेललाई एउटा खबर पठाए। खबर थियो: “नाबोत ढुङ्गाले हानेर मारियो।”

15 जब ईजेबेलले यो सुनिन्, तिनले आहाबलाई भनिन्, “थिज्जेलबाटका मानिस नाबोत जसले तपाईंलाई उसको भूमि बेचन इन्कार गरेका थिए उ मर्‍यो। अब तपाईं जानु सक्नुहुन्छ अनि तपाईंले चाहेको दाखबारी अधिकार लिनु सक्नुहुन्छ।”

16 जब आहाबले भनेको नाबोत मर्‍यो। सुन्यो ऊ नाबोतको दाखबारीमा गयो जुन दाखबारी थिज्जेलबाट पाएको थियो अनि त्यसको मालिक बनियो।

17 त्यस समयमा परमप्रभुले एलियासंग बोल्नु भयो। (एलिया तिश्बीका अगमवक्ता थिए।)

18 “इस्राएलको राजा आहाब कहाँ जाऊ। उनी नाबोतको दाखबारीमा हुनेछन्। उसले त्यहाँ बारीको आफ्नो अधिकार लिइरहेको हुनेछ।

19 आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।’ ”

20 यसकारण एलिया आहाब भए कहाँ गए। आहाबले एलियालाई देखे र भने, “मेरा शत्रु! तिमीले फेरि मलाई भेट्यौ।”

एलियाले उत्तर दिए, “हो, मैले फेरि तपाईंलाई भेटाएको छु। तपाईंले तपाईंको सम्पूर्ण जीवन परमप्रभुको विरुद्ध पापहरू गरेर विताउनु भयो।

21 यसकारण परमप्रभुले तिमीलाई भन्नुभएको छ, ‘म तिमीलाई नष्ट गर्ने छु। म तिम्रो परिवारको पुरुष सदस्य सबैलाई नष्ट गर्ने छु, चाहे तिनीहरू तपाईंका आफान्ताहरू हुन अथवा तपाईंका दासहरू।’

22 म तिप्रो परिवारलाई नबाटको छोरा यारोबामको परिवार जस्तै अनि अहियाका छोरा बाशाको परिवार जस्तै बनाउनेछु। म तिमीलाई यस्तो गर्नेछु किनभने तिमीले मलाई रीस उटाएकाछौ। तिमीले इस्राएलका मानिसहरूलाई पाप गर्न लगायौ।’

23 अनि ईजेबेलको विषयमा परमप्रभुले यसो भन्नुभयो, ‘कुकुरहरूले यिजेलेको किल्लाको घेरा-भित्तारो ईजेबेललाई खानेछ।’

24 अनि परमप्रभुले यस्तो पनि भन्नुभएको छ, ‘तिप्रो परिवारका सदस्यहरूमा कोही शहरमा मरे उसको लाश कुकुरहरूले खानेछन्। यदि कोही खेतमा मरे चरा-चूस्झूगीले उसको लाश खानेछ।’

25 तिप्रो परिवारमा कुनै पनि मानिस मर्दा त्यसलाई कुकुरले खाने छ। कोही मानिस चऊरमा मर्दा त्यसलाई चराहरूले खानेछन्।

26 आहाबले बेकामे मूर्तिहरू पूजेर नराप्नो पाप गरे। यो आम्मारिहरूले गरेकै व्यवहार हो। यसर्थ परमप्रभुले तिमीहरूबाट भूमि लिए अनि यसलाई इस्राएलका मानिसहरूलाई दिए।

27 जब एलियाले उसको भाषण शेष गरे, आहाबले उसको खिन्ता प्रगत गर्नका निम्ति आफ्नो वस्त्रहरू च्याते। तब उनले विशेष शोकको लुगा लगाए। उसले उपवास गरे अनि ती विशेष लुगाहरूमा सुते। आहाब साँच्चै साह्रै खिन् अनि उदास थिए।

28 परमप्रभुले अगमवक्ता जो तिरस्केबाट आएका थिए एलियालाई भन्नुभयो,

29 ‘के तिमी देख्छौ, आहाब मेरो सामु कति विनम्र भएको छ। किनभने उसले आफैलाई मेरो अधि नम्र बनाएको हुनाले, उसको जीवन कालमा ऊ माथि कष्ट ल्याउँदैन। उसको छोरा राजा नहञ्जेलसम्म म पखिने छु। तब आहाबको परिवारमा म कष्ट ल्याउनेछु।’

22

मीकाया आहाबलाई चेताउनी दिन्छन्

1 दुइ वर्षको अवधिमा इस्राएल र अराम बीच शान्ति थियो।

2 तब, तेस्रो वर्षमा यहदाका राजा यहोशापात इस्राएलका राजालाई भेट्न गए।

3 यसै समयमा इस्राएलका राजाले उसका अधिकारीलाई सोधे, ‘अरामको राजाले हामीबाट रामोत गिलादमा लगेका थिए सम्झना छ? हामीले रामोतलाई फिर्ता लिनका लागि केही किन गरेनौ? यो हाम्रो शहर हुनुपर्छ।’

4 यसकारण राजाले राजा यहोशापातलाई सोधे, ‘तपाईं हामीसित सहभागी हुनुन्छ अनि अरामका सैनिकहरूको विरुद्ध रामोता युद्ध गर्ने छौ?’

यहोशापातले उत्तर दिए, ‘हो, म तिमीसँग मिल्नेछु। मेरा सैनिकहरू अनि मेरा घोडाहरू तिप्रो सेनामा सामेल हुनेछन्।’

5 तर पहिला हामी परमप्रभुसित सल्लाह गरौं।’

6 यसकारण इस्राएलका राजाले अगमवक्ताहरूको एउटा सभा बोलाए। त्यस बेला प्रातः 400 अगमवक्ताहरू थिए। राजाले अगमवक्तालाई सोधे, ‘के म लड्न रामोत जानु पर्छ? अथवा के मैले अर्को मौकाका लागि पखिनु पर्छ?’

अगमवक्ताहरूले उत्तर दिए, ‘तिमीले जानु पर्छ अनि अहिले लडाईं गर्नु पर्छ। परमप्रभुले राजालाई जिताउनु हुनेछ।’

7 तर यहोशापातले भने, ‘के यहाँ अरू परमेश्वरका अगमवक्ताहरू छन्? यदि छन् भने हामीले सोध्नु पर्छ परमेश्वर के भन्नुहुन्छ।’

8 इस्राएलका राजाले उत्तर दिए, ‘एक जना अरू अगमवक्ता छन्। उनको नाउँ मीकाया हो, इम्लाहाका छोरा हुन्। तर म उनलाई घृणा गर्दछु। जब उसले अगमवाणी बोल्दछन् उनी मेरो विषयमा राम्रो कुरा भन्दैनन्, तर खालि दुभाग्यको विषयमा भन्दछन्।’

यहोशापातले भने, ‘एकजना राजाले त्यस्ता कुराहरू भन्नु हुँदैन।’

9 यसकारण राजाले उसका अधिकारीहरू मध्ये एक जनलाई इम्लाहाका छोरो मीकायाहलाई तत्कालै खोज्नु भनी अह्नाए।

10 त्यस समयमा इस्राएलका राजा र यहदाका राजा यहोशापात राजकीय पोषाकमा त्यहाँ थिए। तिनीहरू सिंहासनहरूमा बसिरहेका थिए। यो सामरियाको प्रवेशद्वारको छेउ न्याय-आसनमा थियो। सबै अगमवक्ताहरू तिनीहरूको सामु उभिएका थिए अनि अगमवाणी गरिरहेका थिए।

11 अगमवक्ताहरू मध्ये एकजना सिदकिया नाउँ भएका मानिस थिए। तिनी केनानीका छोरा थिए। सिदकियाले केही फलामका सींगहरू बनाए। तब उनले आहाबलाई भने, ‘परमप्रभुले भन्नु भएकोछ, ‘तिनी यी फलामका सींगहरू अरामका सेनाको विरोधमा लडाईं गर्नमा प्रयोग गर्ने छौ। तिमीले तिनीहरूलाई परास्त गर्ने छौ अनि नष्ट गर्ने छौ।’

12 सबै अरू अगमवक्ताहरू सिदकियाले भनेको कुरासित सहमत भए। अगमवक्ताहरूले भने, ‘गिलादको रामोतमा जाऊ र लडाईंमा विजयी हौऊ। अहिले प्रस्थान गर्नु पर्छ। तिनीहरूले रामोतमा अरामका सेनाको विरोधमा लडाईं गर्नुपर्छ। तिमीले लडाईं जित्रे छौ। परमप्रभुले राजालाई विजयी गराउनुहुनेछ।’

13 यस्तो भइरहेको बेला अधिकारीहरू मीकायालाई खोज्न गए। अधिकारीहरूले मीकायालाई भेटे अनि भने, ‘अरू सबै अगमवक्ताहरूले भविष्यवाणी गरेका छन्, राजाको जीत हुनेछ। तिमीले पनि राजाको निम्ति असल कुराहरूका भविष्यवाणी गर्नु पर्छ।’

14 तर मीकायाले उत्तर दिए, ‘होइन, म परमप्रभुको जीवनको शपथ खाएर भन्दछु म त्यो कुराहरू मात्र भन्छु परमप्रभुले मलाई आज्ञा गर्नु हुन्छ।’

15 तब मीकाया राजा आहाब सामु उभिए। राजाले सोधे, ‘मीकाया, के हामी रामोत गिलादमा गएर युद्ध गर्नु अथवा नगर्नु?’

मीकायाले उत्तर दिए, ‘हो, तपाईं झटै जानु पर्छ अनि अहिले तिनीहरूसँग युद्ध गर्नु पर्छ। परमप्रभुले राजालाई विजय गराउनु हुनेछ।’

16 तर आहाबले उत्तर दिए, ‘तिमी परमप्रभुको शक्तिले वोलि रहेका छैनौ। तिमी आफ्नै शब्दहरू भनिरहेका छौ। यसकारण मलाई साँचो भन! कति पटक मैले तिमीलाई भन्नु पर्छ र भन, मलाई भन परमप्रभु के भननुहुन्छ!’

17 यसकारण मीकायाले उत्तर दिए, ‘म देख्न सक्छु के हुनेछ। इस्राएलका सेनाहरू पर्वत माथि छरिनेछन्। तिनीहरू हेरचाह गर्ने नभएको भेडाहरू जस्तै हुनेछन्। यही कुरा परमप्रभु भन्नुहुन्छ, ‘यी मानिसहरूको कोही अगुवा छैन। तिनीले घर जानु पर्छ अनि लडाईं गर्नु हुँदैन।’

18 तब इस्राएलका राजाले यहोशापातलाई भने, ‘सुन्हाओ, मैले तपाईंलाई भने कि यी अगमवक्ताले कहिले पनि मेरो विषयमा राम्रो कुराहरू भन्दैनन्। उसले मेरो निम्ति विपदको विषयमा मात्र अगमवाणी गर्छ।’

19 तब मीकायाले भने, ‘सुन्हाओ, यी सबै परमप्रभुका वचनहरू हुन्। मैले परमप्रभुलाई स्वर्गमा सिंहासनमा बसिरहनु भएको देखे। उहाँका स्वर्गदूतहरू उहाँको वरिपरि उभिरहेका थिए।

20 परमप्रभुले भन्नुभयो, ‘तिमीहरूमध्ये कसले राजा आहाबलाई फसाउने? म चाहन्छु ऊ गिलादको रामोतमा जाओस् अनि त्यहाँ मारियोस्।’ विभिन्न स्वर्गदूतहरूले अलग अलग सुझाऊहरू पेश गरे।

21 तब परमप्रभुका आत्मा आए र भने, ‘म उनलाई फसाउने छु।’ परमप्रभुले उत्तर दिनुभयो, ‘तिमीले राजा आहाबलाई कसरी फसाउँछौ?’

22 स्वर्गदूतले उत्तर दिए, ‘म आहाबका सबै अगमवक्ताहरूलाई अलमलाउनेछु। म अगमवक्ताहरूलाई राजा आहाब समक्ष झटो बोल्न लाउँनेछु। सबै अगमवक्ताहरूको वचनहरू झटो हुनेछ।’ यसकारण परमप्रभुले भन्नुभयो, ‘सही हो, जाऊ राजा आहाबलाई फसाऊ। तिमी सफल हुनेछौ।’

23 मीकायाले आफ्नो कथा पूरा गरे। तब उनले भने, “यसकारण यहाँ त्यस्तै कुराहरू भए। परमप्रभुले तिमी सबै अगमवक्ताहरूलाई तिमी सामु झुठो बोल्न लगाउनुभयो। परमप्रभुले आफैं नै निर्णय लिनुभएकोछ। तिमी अघि ठूलो संकट आउने छ।”

24 तब केनानियाहका छोरा सिदिकया मीकाया कहाँ गए। उसले मीकायाको अनुहारमा हिकोए अनि भने, “साँच्चै विस्वास गर्छौं परमप्रभुका शक्ति म देखि गयो अनि मबाट तिमीसंग बोल्नलाई जानुभयो?”

25 मीकाया उत्तर दिए, “त्यहाँ एक समय आउनेछ जतिबेला तिमी एउटा सानो कोठा भित्र जानेछौ अनि तिमी आफैं लुक्ने छौ। त्यस समयमा तिमीले थाह पाउनेछौ, कि म साँचो बोलिरहेको छु।”

26 तब इस्राएलका राजाले मीकायालाई पक्रिनु भनी उसका अधिकारीहरू मध्ये एक जनालाई आदेश दिए। राजाले भने, “उनलाई पक्रा उ गर अनि शहरका राजपाल अमोन अनि राजकुमार योआश समक्ष लिएर जाऊ।

27 तिनीहरूलाई भन मीकायालाई जेलमा थुनु। उनलाई रोटी र पानी मात्र खान देऊ। म लडाईंबाट नफकिञ्जेल सम्म उनलाई त्यही राख।”

28 तब मीकायाले ठूलो स्वरमा भने, “यदि तपाईं लडाईंबाट सुरक्षित फर्केर आउनु भयो भने यो प्रमाण हुन्छ कि परमप्रभुले मद्रारा बोल्नु भएको होइन। उसले यो पनि भने, ‘मानिसहरू तिमीहरू सबैले सुन।’”

29 तब इस्राएलका र यहोशापात यहदाका राजा रामोत गिलादमा गए।

30 इस्राएलका राजाले यहोशापातलाई भने, “हामी लडाईंका निम्ति तयारी गर्ने छौं। म यस्तो लगा लगाउने छु जसले गर्दा म राजा जस्तो देखिन्छ। तर तपाईंले विशेष लुगा लगाऊ जसले गर्दा तपाईं राजा जस्तो देखिनुहुन्छ।” यसकारण इस्राएलका राजाले राजा जस्तो नदेखिने लुगा लगाएर लडाईं शुरु गरे।

31 त्यहाँ अरामको राजासित 32 जना रथ सेनापतिहरू थिए। राजाले इस्राएलको राजा बाहेक, तिनीहरूको उच्चपदको वास्ता नगर्ने कसैसित पनि युद्ध नलड्ने आज्ञा दिनु भएको थियो।

32 यसकारण युद्धको समयमा यी सेनापतिहरूले राजा यहोशापातलाई देखे। सेनापतिहरूले सोचे, उनी नै इस्राएलका राजा हुन्। यसकारण तिनीहरू उनलाई मार्न हिडे। यहोशापात चिच्याउन थाले।

33 सेनापतिहरूले देखे कि ऊ त्यो इस्राएलको राजा होइनन्। यसकारण तिनीहरूले उनलाई मारेनन्।

34 तर एक जना सैनिकले हावामा वाण हान्यो-उसको वाणले इस्राएलका राजामाथि प्रहारभयो। वाणले राजालाई सानो ठाउँमा लाग्यो जहाँ उसको कवचले छोपेको थिएन। यसकारण इस्राएलका राजाले उसको रथ सारथीलाई भने, “एउटा वाणले मलाई चोट पार्यो। रथलाई यस क्षेत्रबाट बाहिर हार्क। हामीले लडाईं मैदानबाट टाढा जानु पर्छ।”

35 झरलायोदे लडाईं झरहेको थियो। इस्राएलका राजा आफ्नो रथमा नै रहे। उनी रथको एकतिर ढल्कि रहेका थिए। उसले अरामका सेनाहरूलाई हेरिरहेका थिए। उनको रगत तलतिर बगिरहेको थियो अनि रथको तल्लो भागलाई ढाकिरहेको थिए। त्यही दिन बेलुकी तिर राजाको मृत्यु भयो।

36 सूर्यास्त भए पछि एउटा आवाजले भन्यो इस्राएलीहरूका प्रत्येक सैनिकलाई आ-आफ्नो शहर र भूमिमा जाने आदेश भयो।

37 यसकारण यस प्रकार राजा आहाबको मृत्यु भयो। केही मानिसहरूले उनको लाशलाई बोकेर सामरिया ल्याए। तिनीहरूले उनलाई त्यही गडे।

38 मानिसहरूले आहाबको रथलाई सामरियाको पोखरीमा धोए। कुकुरहरूले रथबाट राजा आहाबको रगत चाटे। अनि वेश्याहरूले पानीको प्रयोग नुहाउनमा गरे। यी घटनाहरू त्यसरी नै भए जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो।

39 सबै कामहरू जो राजा आहाबले आफ्नो शासन कालमा गरेका थिए इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। अनि त्यस किताबले हानीको दाँतको विषयमा बताउंदछ जसद्वारा राजाले महललाई अझै सुन्दर बनाएका थिए। पुस्तकले त्यस शहरको वर्णन गर्छ जसलाई राजाले बनाएका थिए।

40 आहाबको मृत्यु भयो अनि उनलाई पुर्खाहरू सँगै गाडियो। उनका छोरा अहज्याह उनी पछि राजा भए।

यहदाका राजा यहोशापात

41 आहाब इस्राएलका राजा भएको समयमा चौथो वर्षमा यहोशापात यहदाका राजा भए। यहोशापात आसाका छोरा थिए।

42 जब यहोशापात 35 वर्षका थिए ऊ राजा भएका थिए। उसले येरुशलेममा 25 वर्ष शासन गरे। यहोशापातकी आमाको नाउँ अज्बा थियो। अज्बा शिल्हीकी छोरी थिइन्।

43 यहोशापातले आफ्ना पिता आसाको उदाहरण अनुसरण गरे। उनले सबै आदेशहरू पालन गरे जो परमप्रभुले चाहानु भएको थियो।

44 तर यहोशापातले अम्ला स्थलहरूलाई नष्ट गरेनन्। मानिसहरूले लगातार ती ठाँउहरूमा बलि दिने अनि धूप बाल्ने काम गरिरहेका थिए।

45 यहोशापातले इस्राएलका राजासँग शान्ति सन्झौता गरे। यहोशापात साँच्चै वीर थिए अनि धेरै युद्धहरू गरे। यी सबै कुराहरू जो उनले गरे यहदाका राजाको इतिहासको पुस्तकमा लेखिएको छन।

46 यहोशापातले सबै मानिस र स्त्रीहरूलाई पूजाको स्थान छोड्न वाध्य गराए जसले यौन सम्बन्धका लागि आफ्नो शरीर बेच्ने गर्दथे। ती मानिसहरू ती पूजा-स्थलमा त्यस समय देखि सेवा गर्दै आएका थिए जति बेला उनका पिता आसा राजा थिए।

47 यस समयमा एदोमको भूमिमा कोही राजा थिएनन्। भूमि राजपाल द्वारा शासन गरिएको थियो।

48 राजा यहोशापातले केही समुद्री जहाज बनाएका थिए। उनी ती जहाजहरू ओपीर सम्म त्यहाँबाट सून ल्याउनका लागि चलाउन चाहन्थे। तर कहिल्यै त्यहाँ गएनन् एस्योन गेबेरमा आफ्नै बन्दरगाहमा तिनीहरूलाई नष्ट गरियो।

49 आहाब छोरो अहज्याहले यहोशापातलाई सहायता गर्न चाहन्थ्यो। अहज्याहले उसका केही नाविकहरू यहोशापातका नाविकहरूलाई सहायता गर्न पठाए तर यहोशापातले अहज्याहका नाविकहरूलाई ग्रहण गर्न अस्वीकार गरे।

50 यहोशापातको मृत्यु भयो अनि उनलाई आफ्ना पुर्खाहरूको छेउमा गाडियो। उनलाई आफ्ना पुर्खाहरू सँग दाऊदको शहरमा गाडियो। तब उनका छोरा योराम राजा भए।

इस्राएलका राजा अहज्याह

51 अहज्याह आहाबका छोरा थिए। तिनी राजा यहोशापातले यहदामा शासन गरेको सत्रौं वर्षमा इस्राएलका राजा भए। अहज्याहले सामरियामा दुइ वर्ष शासन गरे।

52 अहज्याहले परमप्रभुको विरोधमा पाप गरे। उनले त्यस्तै कामहरू गरे जस्तो उनका पिता आहाब, आमा इजेबेल अनि नबातका छोरा यारोबामले गरेका थिए। यी सबै शासकहरूले इस्राएली मानिसहरूलाई पापतिर बढी लगे।

53 अहज्याहले उनका पिता जस्तै बालको पूजा अनि सेवा गरे। यसकारण अहज्याहले परमप्रभु इस्राएलका परमेस्वरलाई रिस उठ्ने बनाए। परमप्रभु ऊ माथि रिसाउनु भयो, जसरी उहाँ उसका पितासित ऊ भन्दा पहिला रिसाउनु भएको थियो।

राजाहरूको दोस्रो पुस्तक

अहज्याहका लागि संदेश

- 1 आहाब मरेपछि मोआब इस्राएलको विरुद्ध बागी भए।
- 2 एक दिन अहज्याह सामारियामा काठले बारेको आफ्नो घरको माथिल्लो कोठाबाट लडे। उनी नराम्रो पाराले घाइते भए। अहज्याहले आफ्ना दूतहरूलाई बोलाए र तिनीहरूलाई भन्यो, “एक्रोनका देवता बालजबूबका पूजाहारीहरू कहौं जाऊ। उनीहरूलाई सोध यदि म आफ्नो चोटबाट निको हुन सक्छु।”
- 3 तर परमप्रभुको स्वर्गदूतले तिखी एलियालाई भने, “राजा अहज्याहले सामरियाबाट केही स्वर्गदूतहरू पठाए। जाऊ अनि ती मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, ‘इसाएलमा एक परमेश्वर हुनुहुन्छ। सकारण तिमीहरू किन एक्रोनका देवता बालजबूबलाई प्रश्न सोधि रहेका छौ?’
- 4 तिमीले यस्तो गरेको हुनाले परमप्रभुले भन्नुहुन्छ अहज्याहलाई तिमी आफ्नो ओख्यानबाट उठ्नपाउने छैनौ। तिमी मर्ने छौ।” त्यसकारण एलिया हिंडे।
- 5 दूतहरू अहज्याहकहाँ फर्केर आए। अहज्याहले दूतहरूलाई भने, “तिमी किन चाँडे फर्केर आयौ?”
- 6 दूतहरूले अहज्याहलाई भने, “एकजना मानिस हामीसँग भेट गर्न आयो। उसले हामीलाई राजाकहाँ फर्केर जानु अनि उनलाई परमप्रभुले भनेको कुरा भन्नु भन्यो। परमप्रभु भन्नुहुन्छ, ‘इसाएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीले किन एक्रोनका देवता, बालजबूबसमक्ष प्रश्न सोध्न दूतहरू पठायौ? तिमीले यस्तो काम गरेको हुनाले तिमी ओख्यानबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।”
- 7 अहज्याहले दूतहरूलाई भने, “त्यो मानिस कस्तो देखिन्थ्यो जसले तिमीलाई भेट्यो अनि तिमीलाई यी कुराहरू भन्यो।”
- 8 दूतहरूले जवाफ दियो, “त्यो मानिस रौमयुक्त थियो र कम्मरमा एउटा छालाको पेटो बाँधेको थियो।”

तब अहज्याहले भने, “उनी तिखी एलिया हुन।”

अहज्याहले पठाएका मानिसहरूलाई आगोले नष्ट पार्छ

- 9 अहज्याहले एक जना कप्तान र पचास जना मानिसहरू एलियाकहाँ पठाए। कप्तान एलियाकहाँ गए। त्यस बेला एलिया पर्वतको टाकुरामाथि बसेका थिए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले तपाईंलाई ओर्लेर, ‘आउनु भनी हुकूम गर्नु भएको छ।’”
- 10 एलियाले पचास जना मानिसहरूका कप्तानलाई उत्तर दिए, “यदि म परमेश्वरको जन हुँ, भने स्वर्गबाट आगो आओस्, अनि कप्तान अनि उनका पचास जना मानिसहरूलाई नष्ट पारोस्।”
- तब स्वर्गबाट परमेश्वरको आगो तल आयो अनि कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो।
- 11 अहज्याहले अर्का कप्तानलाई पचास जना मानिसहरूसँगै एलियासमक्ष पठाए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले भनेका छन्, ‘चाँडे तल आऊ।’”
- 12 एलियाले कप्तान र उनका पचास जना मानिसहरूलाई भने, “यदि म परमेश्वरको मानिस हुँ, भने स्वर्गबाट आगो आओस् र तिमी र तिम्रा मानिसहरूलाई नष्ट पारोस्।”
- तब स्वर्गबाट आगो आयो र कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो।
- 13 अहज्याहले तेस्रो कप्तान पचास जना मानिसहरूसँग पठाए। तेसा कप्तान एलियाकहाँ आए। कप्तान घुँडा टेकेर निहुरिए। कप्तानले एलियासमक्ष यसो भनेर बिन्ती चढाए, “परमेश्वरको जन, मेरो जीवन र तपाईंका पचास जना सेवकहरूको जीवनलाई मृत्युवान सम्झनु होस्, भनी बिन्ती गर्छु।
- 14 स्वर्गबाट आगो आयो अनि पहिला दुइजना कप्तानहरू तथा उनीहरूका पचास जना मानिसहरूलाई नष्ट पार्यो। तर अब दया गर्नुहोस् अनि हामीलाई बाँच्न दिनुहोस्।”
- 15 परमप्रभुको स्वर्गदूतले एलियालाई भने, “कप्तानसँग जाऊ। उनीसित नडराऊ।”
- यसकारण एलिया कप्तानसँग राजा अहज्याहलाई भेट्न गए।
- 16 एलियाले अहज्याहलाई भने, “इसाएलमा परमेश्वर हुनुहुन्छ: ‘यसकारण किन तिमीले एक्रोनका देवता बालजबूबसित प्रश्नहरू सोध्नलाई दूतहरू पठायौ। तिमीले यस्तो काम गरेको हुनाले, तिमी आफ्नो ओख्यानबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।’”

योराम अहज्याहको ठाउँ ओगटन्छ

- 17 परमप्रभुले एलिया मार्फत भन्नुभए अनुसार अहज्याहको मृत्यु भयो। अहज्याहको छोरा थिएन। त्यसकारण अहज्याह पछि योराम नयाँ राजा भए। योरामले यहाँशापातका छोरा योहोराम यहूदाका राजा भएको दोस्रो वर्षमा शासन गर्न शुरू गरे।
- 18 अहज्याहले अरू जे कामहरू गरे ती सबै नै इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

2

परमप्रभुबाट एलियालाई बोलाउने योजना

- 1 जब परमप्रभुले एलियालाई आँधीवेहरीमा स्वर्गमा उठाए लैजान आँटुनु भएको थियो। एलिया र एलीशासँगै गिलगाल छोडे।
- 2 एलियाले एलीशालाई भने, “कृपया यही पर्व, किनभने परमप्रभुले मलाई बतेल जानु भन्नु भएको छ।”
- तर एलीशाले भने, “परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदै छौ, यसर्थ म शपथ खाएर भन्छु, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू बतेलतिर गए।
- 3 बतेलमा अगमवक्ताहरूको दल एलीशाकहाँ आयो अनि उनलाई भन्यो, “तिमीलाई थाह छ परमप्रभुले तिम्रा मालिकलाई आज लिएर जानु हुनेछ।”
- एलीशाले भने, “हो म जान्दछु यो। यस बारे कुरा नगर।”
- 4 एलियाले एलीशालाई भने, “कृपया यही पर्व, किनभने परमप्रभुले मलाई यरीहोमा जानु भन्नुभएको छ।”

एलीशाले उत्तर दिए, “म शपथ खाएर भन्छु किनभने परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदो छौ, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू यरीहोमा गए।

5 यरीहोको अगमवक्ताहरूको दल एलीया कहाँ आयो अनि उनिहरूले उसलाई भने, “के तिमीलाई थाहा छ कि तिप्रो मालिकलाई आज परमप्रभुले तिमी देखी टाढा लिएर जानु हुँदछ।”

एलीशाले भने, “हो, म जान्दछु यो विषयमा कुरा नगर।”

6 एलीयाले एलीशासँग भने, “कृपया यही पर्व किनकि परमप्रभुले मलाई यर्दन तरेर जानु भन्नुभएको छ।”

एलीशाले भने, “परमेश्वरको साक्षी दिएर म प्रतिज्ञा गर्छु, म तपाईंलाई छोड्ने छैन।” अनि दुइ व्यक्ति गए।

7 अगमवक्ताहरूको दलका पचास जना मानिसहरूले तिनीहरूको अनुसरण गरे। एलीया र एलीशा यर्दन नदी मा उभिए। पचास जना मानिसहरू एलीया र एलीशादेखि टाढा उभिए।

8 एलीयाले आफ्नो खाशे छोले, त्यसलाई पट्याए र त्यसले पानीमा हिकाए। पानी देखे र दाहिनेतिर दुइ भागमा बाँडियो। तब एलीया र एलीशाले सूख्खा भईमाथि हिंडेर नदी तरे।

9 जब तिनीहरूले नदी तरे एलीयाले एलीशालाई भने, “परमेश्वरले मलाई तिमीबाट लिएर जानु अघि तिप्रो लागि म के गर्न सक्छु?”

एलीशाले भने, “म तपाईंको उत्तराधिकारी हुन चाहन्छु।”*

10 एलीयाले भने, “तिमीले अष्ट्यारो वस्तु माग्यौ। जब तिमीबाट मलाई लिएर जाँदा यदि तिमीले देख्यौ भने तब यस्तै हुन्छ। तर तिमीले देखेनौ भने त्यस्तो हुँदैन।”

परमेश्वरले एलीयालाई स्वर्गमा लानुहुन्छ

11 एलीया र एलीशा हिंडिरहेका थिए अनि कुरा गरिरहेका थिए। अचानक केही घोडाहरू र एउटा रथ आयो अनि एलीशाबाट एलीयालाई छुटायो। घोडा र रथ अगो समान थिए। तब एलीयालाई हावाबाटसमा स्वर्गमा लगियो।

12 एलीशाले यसलाई देखे अनि चिच्याए, “मेरा पिता! मेरा पिता! इस्राएलको रथ अनि उहाँका घोडसैनिकहरू।”

एलीशाले एलीयालाई फेरि कहिले देखेनन्। एलीशाले आफ्नो लुगालाई पक्रिए अनि आफ्नो शोक देखाउन च्याते।

13 एलीयाको खाशे भईमा झर्यो त्यसकारण एलीशाले त्यसलाई टिपे र यर्दन नदीको किनारमा उभिए।

14 एलीशाले एलीयाको खाशे लियो र त्यसले पानीमा हिकाए। उसले भन्यो, “एलीयाका परमेश्वर परमप्रभु कहाँ हुनुहुन्छ?” जब एलीशाले पानीमाथि प्रहार गरे। तब पानी दाहिने र देखेतिर दुइ भागमा विभाजन भयो र एलीशाले नदी तरे।

अगमवक्ता एलीयाको विषयमा सोध्छन्

15 जब यरीहोका अगमवक्ताहरूको दलले एलीशालाई देखे, तिनीहरूले भने, “एलीयाको आत्मा अहिले एलीशामा छ।” तिनीहरू एलीशालाई हेर्न आए। तिनीहरू एलीशा अघि भईमा निहुरिए।

16 तिनीहरूले उनलाई भने, “हेर, हामी पचास जना असल मानिस छौ। कृपया तिनीहरूलाई जान देऊ अनि आफ्नो मालिक खोज देऊ। हुन सक्छ, परमप्रभुको आत्माले एलीयालाई माथि लगेको छ अनि उनलाई कुनै पहाड अथवा घाँटीमा झारेको छ।”

तर एलीशाले उत्तर दिए, “होइन, एलीयालाई खोज मानिसहरू नपठाऊ।”

17 अगमवक्ताहरूको दलले एलीशालाई तिनी अलमल्ल पारुञ्जेलसम्म बिन्ती गरिरहे। तब एलीशाले भने, “ठीक छ, एलीयालाई खोज मानिसहरू पठाऊ।”

अगमवक्ताहरूको दलले 50 जना मानिसहरूलाई एलीयालाई खोजन पठाए। तिनीहरूले तीन दिन खोजे तर तिनीहरूले एलीयालाई भेटेनन्।

18 यसकारण मानिसहरू यरीहो गए जहाँ एलीशा बसेका थिए। तिनीहरूले उनलाई एलीयालाई तिनीहरूले खोजन नसकेको बताए। एलीशाले तिनीहरूलाई बताए, “मैले तिमीहरूलाई नजानु भनेको थिए।”

एलीशाले पानीलाई शुद्ध पार्छन्

19 शहरका मानिसहरूले एलीशालाई भने, “महाशय, तपाईं यस शहरलाई राम्रो ठाउँमा बनाउनुहुन्छ। तर पानी राम्रो छैन। त्यसकारण नै जमीनले अन्नबाली उमाँदैन।”

20 एलीशाले भने, “एउटा नयाँ कचौरा मकहाँ ल्याऊ र त्यसमा नून हाल।”

मानिसहरूले एलीशा कहाँ कचौरा ल्याए।

21 तब एलीशा त्यस ठाउँमा गए जहाँ भुईँबाट पानी बगिरहेको थियो। एलीशाले पानीमा नून हाले। उनले भने, “परमप्रभुले भन्नुभएको छ, ‘म यस पानीलाई शुद्ध बनाइरहेको छु। अब देखि यस पानीले कसैलाई मार्ने छैन अथवा जमीनलाई अन्न फल्ने बनाउँनेछ।’”

22 पानी शुद्ध भयो। त्यो पानी अझै आज पनि राम्रो छ। यो यस्तै भयो जस्तो एलीशाले भनेका थिए।

केही केटाहरू एलीशाको हाँसो उडाउँछन्

23 एलीशा त्यस शहरबाट बेटेल गए। एलीशा शहरतिर पहाडमा उकालो चढिरहेका थिए अनि केही केटाहरू शहरबाट तल झरिरहेका थिए। तिनीहरूले एलीशाको हाँसो उडाउन शुरू गरे। तिनीहरूले उनलाई भने, “माथि चढ, तँ तालुखुइले मान्छे। माथि चढ तँ तालुखुइले मान्छे।”

24 एलीशाले पछि हेरे अनि उनीलाई देखे। उनले परमप्रभुलाई तिनीहरूप्रति नराम्रो हाँसो भनी बिन्ती गरे। तब बनावट दुइवटा भालू निस्किए अनि केटाहरूमाथि आक्रमण गरे। भालूद्वारा बयालीस केटाहरू च्यातिदिए।

25 एलीशाले बेटेल छोडे अनि कर्मेल पहाडतिर हिडे। अनि त्यहाँ बाट एलीशा सामरियातिर फर्किए।

3

योराम इस्राएलका राजा हुन्छन्

1 अहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। यहोशापात यहदाको राजा हुँदा अठारौँ वर्षकोसमयमा उनले शासन शुरू गरे। योरामले बाह्र वर्ष शासन गरे।

2 योरामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल कार्य भन्नु भएको थियो। तर योराम आफ्ना पिता र माता जस्ता थिएनन् किनभने उनले ती खाँबाहरू उखाले जसलाई उनका पिताले बालको पूजा गर्नका लागि बनाएका थिए।

3 तर उनले नबातका छोरा यरोबामको जस्तो पाप गरिने रहे। यरोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए। योरामले यरोबामको पाप गर्न रोकेनन्।

* 2:9: म तपाईंको ... चाहन्छु वास्तविक, “म तिप्रो आत्माको दुईगुणा हुन चाहन्छु।”

मोआब इस्राएलबाट छुट्टिन्छ

4 मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेडा थिए। मेशाले एक लाख भेडा र एक लाख भेडाका ऊन इस्राएलका राजालाई दिए।

5 तर जब आहाब मोआबका राजा इस्राएलका राजाको विरुद्धमा बागी भए।

6 तब राजा योराम सामरियाबाट निस्किए अनि इस्राएलका मानिसहरूलाई भेला गरे।

7 योरामले यहूदाका राजा यहोशापात कहौं दूतहरूलाई पठाए। योरामले भने, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन्। के तिमी मोआबको विरुद्धमा लड्न मसँग जाने छौं?”

यहोशापातले भने, “अवश्य, म तिमीसँग जानेछु। मेरो मानिसहरू तिम्रा मानिसहरू जस्तै हुनेछन्। र मेरो घोडाहरू तिम्रा घोडाहरू जस्तै हुनेछन्।”

तीनजना राजाहरू एलीशासँग सल्लाह माग्छन्

8 यहोशापातले योरामलाई सोधे, “हामी कुन बाटोबाट जाऊं?”

योरामले जवाफ दिए, “हामी एदोमको मरुभूमिबाट जानुपर्छ।”

9 यसकारण इस्राएलका राजा यहूदा र एदोमका राजाहरूसँगै गए। तिनीहरूलाई यात्रा गर्न सात दिन लाग्यो, त्यहाँ सेना र अरू पशुहरूका लागि पर्याप्त पानी थिएन।

10 अन्तमा, इस्राएलका राजा योरामले भने, “हाथ, मेरो विचारमा मोआबीलीहरूबाट परास्त गर्नका लागि परमप्रभुले हामी तीन जना राजाहरूलाई एउटा ठाउँमा ल्याउनुभयो।”

11 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ताछन् यदि यहाँ छन भने हामी अगमवक्तालाई सोध्नु पर्छ जे परमप्रभु भन्नु हुन्छ हामीले त्यही गर्नु पर्छ।”

इस्राएलका राजाका सेवकहरूमध्ये एक जनले भने, “शापातका छोरा एलीशा यहाँ छन्। एलीशा एलियाका सेवक थिए।”*

12 यहोशापातले भने, “परमप्रभुको वाणी एलीशासँग छ।”

यसकारण इस्राएलका राजा योराम, यहोशापात अनि एदोमका राजा एलीशालाई भेट्न गए।

13 एलीशाले इस्राएलका राजा (योरामलाई) भने, “तपाईं मबाट के चाहनुहुन्छ? आफ्ना माता-पिताका अगमवक्ताहरूकहाँ जानुहोस्!”

इस्राएलका राजाले एलीशालाई भने, “होइन, हामी तपाईंसँग भेट्न आएका छौं किनभने परमप्रभुले हामी तीन जना राजाहरूलाई सँगै भेला हुन बोलाउनु भएको छ ताकि मोआबीहरूले हामीलाई परास्त गर्न नसकोस्।”

14 एलीशाले भने, “यहूदाका राजा यहोशापातको म सम्मान गर्छु अनि म सर्वशक्तिमान परमप्रभुको सेवा गर्दछु। उनी जिउँदै छन् भनेर नै म यहोशापातसँग मात्र भेट्न यहाँ आएँ। म तिम्रो अधि साँचो कुरा भन्छु, यदि यहोशापात यहाँ नभए, म तिमी प्रति ध्यान दिने थिईन। म सम्पूर्ण रूपमा तिम्रो अवहेलना गर्ने थिएँ।

15 तर अब मकहाँ यस्तो मानिस ल्याऊ जसले वीणा बजाउँछ।”

जब मानिसले वीणा बजायो, एलीशामा परमप्रभुको आत्मा आउनुभयो।

16 तब एलीशाले भने, “परमप्रभु भन्नुहुन्छ कन्दरामा दुलो खन।

17 परमप्रभु भन्नुहुन्छ: तिमीले हावा देख्ने छैनौं, तिमीले पानी परेको देख्ने छैनौं। तर त्यो बेसी पानीले भरिने छ। तब तिमी र तिम्रा गाईहरू र अरू पशुहरूले पिउने पानी पाउने छन्।

18 परमप्रभुका लागि यो गर्न सजिलो छ। उहाँले तिमीहरूलाई मोआबीलीहरूलाई जिताउनुहुनेछ।

19 तिमीहरूले प्रत्येक दरिलो शहर अनि प्रत्येक राम्रो शहरमाथि आक्रमण गर्ने छौं। तिमीहरूले प्रत्येक राम्रो रूख काट्ने छौं। तिमीहरूले सबै पानीको श्रोतहरू बन्द गर्ने छौं। तिमीहरूले प्रत्येक राम्रो खेतलाई ढुङ्गाले नष्ट पार्ने छौं जुन तिमीले फ्याँक्ने छौं।”

20 बिद्वाने बिहानको बलि दिने समयमा एदोमतिरबाट पानी बननाथल्यो अनि बेसी भरियो।

21 मोआबका मानिसहरूले सुने, राजाहरू तिनीहरूको विरोधमा लडाइँ गर्न आएका छन्। यसकारण मोआबमा मानिसहरूले ती सबै मानिसहरूलाई जो ढुङ्गो भए पनि कवच धारण गर्ने सक्थे तिनीहरूलाई जम्मा गरे। तिनीहरूले तयार भए लडाइँका लागि सीमानामा पछिने काम गरे।

22 मोआबका मानिसहरू त्यस बिहान सबै उठे। उदाउँदै गरेको धाम घाँटीको पानी माथि चम्किरहेको थियो, अनि यो मोआबका मानिसहरूको रात जस्तो देखिन्थ्यो।

23 मोआबका मानिसहरूले भने, “रगत हेर! राजाहरूले अवश्य नै एक अर्कासँग लडाइँ गरे। तिनीहरूले एक अर्कालाई सर्वनाश पारे होलान्। हामी लाशहरूबाट बहुमूल्य वस्तुहरू लिन जाऔं।”

24 मोआबीली मानिसहरू इस्राएलीहरूको शिबिरमा आए। तर इस्राएलीहरू बाहिर निस्किए अनि मोआबी सेनामाथि आक्रमण गरे। इस्राएलीहरूले मोआबीहरूलाई लखेटे। इस्राएलीहरूले मोआबीसँग लडाइँ गर्न तिनीहरूलाई मोआबसम्म पछ्याए।

25 इस्राएलीहरूले शहरहरू असल पारे। तिनीहरूले मोआबमा प्रत्येक असल खेतमा ढुङ्गा फ्याँके। तिनीहरूले पानीका सबै मुहानहरू बन्द गरे। र तिनीहरूले सबै असल रूख काटेर ढालिदिए। कीरहेरशेत मात्र ढुङ्गाको पर्खालसँग छोडियो। तर धुँधो हान्ने मानिसहरूले कीरहेरशेतलाई घेर र त्यसमाथि आक्रमण गरे।

26 मोआबका राजाले थाह पाए, युद्ध जित्र उनकालागि सार्है नै मुश्किल छ। यसकारण उनले तरवारसमेत सात सय मानिसहरूलाई एदोमका राजाको हत्या गर्न अनि सेनालाई परास्त गर्न पठाए। तर तिनीहरूले एदोमका राजालाई परास्त गर्न सकेनन्।

27 तब मोआबका राजाले आफ्नो जेठो छोरोलाई लगे। यो त्यही छोरा थियो जो उनीपछि राजा हुनेवाला थिए। शहरको चारैतिर भिंताहरूमाथि मोआबका राजाले आफ्नो छोरोलाई होमबलिको रूपमा बलि चढाउन तयार भए। दुलो रीस इस्राएलमाथि पर्यो। यसकारण इस्राएलका मानिसहरू मोआबका राजालाई छोडेर आफ्नो देशतिर फर्किए।

4

एक जना अगमवक्ताकी विधवा एलीशासित मदत माग्छिन्

1 अगमवक्ताहरूका समूह मध्ये एउटाकी पत्नीले एलीशालाई यसो भनेर बिन्ती गरिन्, “तपाईंको दास मेरो पति अहिले मेरो। तपाईंलाई थाहै छ कि उनले परमप्रभुको सम्मान गर्दथे। तर उनले एक जना मानिसको ऋण लिएका थिए। र अहिले त्यो मानिसले मेरो दुइजना छोराहरूलाई लिन र तिनीहरूलाई आफ्नो दास बनाउन आइरहेको छ।”

2 एलीशाले जवाफ दिए, “म कसरी तिम्रो मदत गर्न सक्छु? मलाई भन, तिमीसँग घरमा के छ?”

* 3:11: एलीशा ... थिए साहित्यिक रूपले, “एलीशाले एलियाहको हातमा पानी खनाए।”

आइमाईले भनी, “मसित घरमा केही छैन। मसित एउटा भाँडोमा भद्रकको तेल मात्र छ।”

3 तब एलीशाले भने, “जाऊ र आफ्ना सबै छिमिकहरूबाट कचौराहरू मागेर ल्याऊ। सबै कचौराहरू खाली हुनुपर्छ। धेरै कचौराहरू ल्याऊ।

4 त्यसपछि आफ्नो घर जाऊ अनि ढोकाहरू बन्द गर। तिमी र तिम्रा छोराहरू मात्र भित्र हुनेछौ। तब सबै ती भाँडाहरूमा तेल खन्याऊ। भाँडाहरू भर अनि तिनीहरूलाई बेल्ने ठाउँमा राख।”

5 यसकारण आइमाई एलीशाबाट विदा लिएर आफ्नो घर गई अनि ढोका थुनी। घरभित्र ऊ र उसका छोराहरू मात्र थिए। उसका छोराहरूले उसको नजिक भाँडाहरू ल्याए अनि उसले तेल भरि।

6 उसले धेरै भाँडाहरू भरि। अन्तमा उसले आफ्नो छोरालाई भनी, “मलाई अर्को भाँडा देऊ।”

तर सबै भाँडाहरू भरिएका थिए। छोराहरूमध्ये एक जनाले आमालाई भन्यो, “अरू भाँडा छैन।” त्यस बेला आँडुरोरामा तेल सकिएको थियो।

7 तब आइमाईले परमेश्वरका जनलाई के भयो भनी। एलीशाले उसलाई भने, “जाऊ, तेल बेच अनि बेचेपछि आफ्नो ऋण तिर्नै काम गर। तिमी र तिम्रा छोराहरू रहेको रूपियाँमा गुजारा गर्न सक्छौ।”

शुनैममा एक जना आइमाईले एलीशालाई एउटा कोठा दिन्छे

8 एकदिन एलीशा शुनैम तिर गए। त्यहाँ शुनैममा एक जना प्रख्यता आइमाई बस्थिइन्। यस आइमाईले एलीशालाई रोकेर आफूसँग खाना खान बिन्ती गरिन्। यसकारण एलीशा प्रत्येक पटक त्यस ठाउँ भएर जाने गर्थे त्यहाँ भोजन गर्न बस्थे।

9 आइमाईले आफ्नो लोभेलाई भनी, “हेर, म बुझ्न सक्छु एलीशा परमेश्वरका पवित्र जन हुन्। उनी सबै समय हाम्रो घर भएर जान्छन्।

10 एलीशाका लागि छानामाथि एउटा सानो कोठा बनाई दिउँ। त्यस कोठामा एउटा ओह्यान राखिदिउँ। त्यहाँ एउटा चौकी, एउटा कुर्सि अनि एउटा बत्तीदानी राखिदिउँ। त्यसपछि जब तिमी हाम्रो घरमा आउँछन्, उनले आफ्नो लागि यो कोठा पाउने छन्।”

11 एकदिन एलीशा आइमाईको घरमा आए। उनी त्यस कोठामा गए अनि त्यहाँ विश्राम गरे।

12 एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “यस शुनैमेली आइमाईलाई बोलाऊ।”

सेवकले शुनैमेली आइमाईलाई बोलायो र उ एलीशाको सामु उभियो।

13 एलीशाले आफ्नो सेवकलाई भने, “अब यस आइमाईलाई भन, ‘हेर तिमीले हाम्रो हेरचाह गर्न ठूलो कार्य गरेकी छौ। तिम्रो लागि म के गर्न सक्छु? के तिमी चाहन्छौ, हामीले तिम्रो लागी राजालाई भन्नु पर्छ अथवा सेनाका कप्तानलाई?’”

आइमाईले भनी, “म यहाँ आफ्ना मानिसहरूको माझ मा बसेर सुखी छु।”

14 एलीशाले गेहजीलाई भने, “हामी उसका लागि के गर्न सक्छौ?”

गेहजीले उत्तर दिए, “मलाई थाह छ। उसको छोरा छैन अनि उसको लोभे बढो भएको छ।”

15 तब एलीशाले भने, “उनलाई बोलाऊ।”

यसकारण गेहजीले आइमाईलाई बोलाए। ऊ आई अनि दैलौमा उभिई।

16 एलीशाले आइमाईलाई भने, “अर्को बसन्तमा यस समय तिमीले आफ्नो छोरालाई अङ्गालेको हुने छौ।”

आइमाईले भनी, “होइन महाशय! परमेश्वरका जन, मसित ढाँट्ने काम नगर्नुहोस्।”

शुनैममा आइमाईको छोरा हुन्छ

17 तब आइमाई गर्भवती भई। एलीशाले भने जस्तै अर्को बसन्तमा आइमाईले छोरा जन्माई।

18 बालक ठूलो भयो। एकदिन बालक आफ्नो बुबा अनि बालि काट्नेहरूलाई हेर्न खेत गयो।

19 बालकले आफ्नो बुबालाई भन्यो, “अह, मेरो टाउको! मेरो टाउको दुख्दैछ!”

बुबाले आफ्नो सेवकलाई भन्यो, “उसको आमाकहाँ लिएर जाऊ।”

20 सेवकले केटालाई आमाकहाँ पुर्यायो। बालक दिउँसोसम्म आमाको काखमा बस्थो। त्यसपछि ऊ मर्यो।

आइमाई एलीशालाई भेट्न जान्छे

21 आइमाईले बालकलाई एलीशाको ओह्यानमा सुताई। उसले त्यस कोठाको दैलो बन्द गरी अनि बाहिर गई।

22 उसले आफ्नो लोभेलाई बोलाई अनि भनी, “कृपया मेरो निम्ति एक जना सेवक र एउटा गधा पठाइ दिनु होस्। त्यसपछि म परमेश्वरका जनलाई भेट्न जानेछु अनि फर्किने छु।”

23 आइमाईको लोभेले भन्यो, “तिमी किन आज परमेश्वरको जन कहाँ जान चाहन्छौ? महीनाको पहिलो दिन अथवा विश्राम-दिन त होइन।”

उसले भनी, “चिन्ता नगर्नु होस्। सबथोक ठीकठाक हुनेछ।”

24 तब तिनले गधामाथि एउटा काठी राखिएर र आफ्नो सेवकलाई भनिन्, “गधालाई छिटो डोर्थाउ। मैले नभनुञ्जेल सम्म ढीलो नगर।”

25 आइमाई परमेश्वरको जनलाई भेट्न कर्मल डाँडामा गई।

परमेश्वरको जन एलीशाले शुनैमेली आइमाईलाई टाढाबाट आउँदै गरेको देखे। एलीशाले आफ्नो सेवकलाई भने, “हेर, शुनैमेली आइमाई! उसलाई लिन अहिले जा!”

26 उसलाई भन, ‘के भूल भयो? तिमी ठीकठाक त छौ? के तिम्रो लोभे ठीक छ? तिम्रो नानी ठीक छ?’”

गेहजीले शुनैमेली आइमाईलाई सबै कुराहरू सोध्यो। उसले उत्तर दिई, “सबै ठीक ठाक छ।”

27 तर शुनैमेली आइमाई परमेश्वरको जनसम्म पर्वतमा चढी, ऊ निहुरी अनि एलीशाको चरण स्पर्श गरी। गेहजी शुनैमेली आइमाईलाई तान्न नजिक आयो। तर परमेश्वरको जन एलीशाले गेहजीलाई भने, “उसलाई एकले हुन देऊ! ऊ सहिँ दुःखी छ अनि परमेश्वरले यस बारे केही भन्नु भएन। परमप्रभुले यो खबर म देखि लुकाउनुभयो।”

28 तब शुनैमेली आइमाईले भनी, “महाशय, मैले कहिले छोरा मागेको थिइन। मैले तपाईंलाई भनेको थिएँ, ‘मलाई नढाँट्नु होस्।’”

29 तब एलीशाले गेहजीलाई भने, “जान तयार होऊ। मेरो हिड्ने लौरो तिमीसित लिएर जाऊ कसैसँग कुरा गर्न नउभिई। यदि कोही मानिससँग भेट भयो भने अभिवादन सम्म नगर्नु यदि कसैले अभिवादन गरे जवाफ नदिनु। मेरो हिड्ने लौरो नानीको अनुहारमाथि राखिदिनु।”

30 तर नानीको आमाले भनी, “म शपथ खाएर भन्छु जस्तो परमप्रभु सदा रहनु हुन्छ अनि तपाईं हुनुहुन्छ, म तपाईंलाई छोडेर जाने छैन।”

यसकारण एलीशा उठे अनि शुनैमेली आइमाईको पछि-पछि हिडे।

31 गेहजी एलीशा र शुनैमेली आइमाई भन्दा पहिले शुनैमेलीको घरमा पुग्यो। गेहजीले नानीको अनुहारमाथि लौरो राखिदियो। तर नानीले केही बोलेन न त कुनै संकेत गरे कि उसले कुनै कुरो सुनेको थियो। तब गेहजी एलीशालाई भेट्न फर्कियो। गेहजीले एलीशालाई भन्यो, “नानी बिउँझेको छैन।”

- शुनैमेली आइमाईको छोरा फेरि जिउँदो हुन्छ
 32 एलीशा घरभित्र पसे। उसको ओछ्यानमाथि एक जना बालक लडिरहेको थियो।
 33 एलीशा कोठभित्र पसे अनि दैतो बन्द गरे। अहिले कोठामा एलीशा र बालक मात्र थिए। तब एलीशाले परमप्रभुलाई प्रार्थना गरे।
 34 एलीशा ओछ्यानमाथि चढेर बालकमाथि निहुरिए। एलीशाले आफ्नो मुख बालकको मुखमाथि जोडे। उनले उसको आँखा बालकको आँखाँमाथि राखे उनले आफ्नो हातहरू बालकको हातहरू माथि राखे। एलीशा बालकको शरीर तातो नभए सम्म बालकमाथि पल्टिरहे।
 35 त्यसपछि एलीशा अलग भए अनि कोठाको वरिपरि हिंडिदहे। तिनी फेरि गए अनि बालकमाथि तबसम्म पल्टिदहे जबसम्म उसले सात पटक हाच्छिउँ गरेन अनि आफ्नो आँखा खुलेन।
 36 एलीशाले गेहजीलाई बोलाए अनि भने, “शुनैमेली आइमाईलाई बोलाऊ!”
 गेहजीले शुनैमेली आइमाईलाई बोलाए अनि ऊ एलीशासामु आई। एलीशाले भने, “तिम्रो छोरालाई उठाऊ।”
 37 तब शुनैमेली आइमाई कोठभित्र पसी अनि एलीशाको खुट्टामा निहुरिई। त्यसपछि उसले आफ्नो छोरालाई उठाई अनि बाहिर निस्किए।
 एलीशा अनि विषालु सिरूवा
 38 एलीशा फेरि गिलगाल गए। देशमा अनिकाल थियो। अगमवक्ताहरूको दल एलीशाको अघि बसिरहेका थिए। एलीशाले आफ्नो सेवकलाई भने, “आगोमा टूलो भाँडो राख अनि अगमवक्ताहरूको दलका लागि केही सिरूवा बनाऊ।”
 39 एकजना मानिस बाहिर खेतमा साग-पात लिन गए। उसले एउटा जंडुगली दाख भेट्यो र त्यसबाट केही लौकाहरू टिप्यो। उसले लौकाहरू आफ्नो झोलामा हाल्यो र तिनीहरूलाई ल्यायो। उसले जंडुगली लौकाहरूलाई काट-कुट पारे र एउटा भाँडामा हाल्यो। तर अगमवक्ताहरूको दलले कस्तो किस्मीको कन्द मूल हो चिनेन।
 40 त्यसपछि तिनीहरूले केही सिरूवा मानिसहरूका लागि खान खन्याए। तर जब तिनीहरूले सिरूवा खानु शुरू गरे, तिनीहरू एलीशासामु चिच्याए, “हे परमेश्वरका जन, भाँडोमा विष छ।” भोजनको स्वाद बिष जस्तो थियो, त्यसकारण तिनीहरूले त्यो भोजन खान सकेनन।
 41 तर एलीशाले भने, “केही पीठो ल्याऊ।” तिनीहरूले एलीशाका लागि पिठो ल्याए अनि उनले त्यो भाँडामा हाले। तब एलीशाले भने, “मानिसहरूका लागि सिरूवा खन्याऊ जसले गर्दा तिनीहरूले खान सकून्।”
 अनि सिरूवामा कुनै विष थिएन।
 एलीशाले अगमवक्ताहरूको दललाई खुवाउँछन्
 42 बाल शालीशाहबाट एक जना मानिस आए अनि परमेश्वरको जन (एलीशा)का लागि पहिलो फसलको रोटी ल्याए। यस मानिसले 20 वटा जौका रोटीहरू अनि नयाँ अन्न आफ्नो बोरामा ल्याए, तब एलीशाले भने, “यो भोजन मानिसहरूलाई देऊ, तिनीहरूले खान सकून्।”
 43 एलीशाको सेवकले भन्यो, “के भन्नु हुन्छ? यहाँ एक सय जना मानिसहरू छन्। म ती सबै मानिसहरूलाई यो भोजन दिन सक्छु?”
 तर एलीशाले भने, “मानिसहरूलाई भोजन खान देऊ। परमप्रभु भन्नुहुन्छ, ‘तिनीहरूले खान्छन् अनि अझै पनि भोजन रहने छ।’”
 44 तर एलीशाको सेवकले अगमवक्ताहरूको दलको सामु भोजन पस्कियो। अगमवक्ताहरूको दलका लागि खाना प्रचुर थियो अनि तिनीहरूले खाएपछि भोजन रह्यो। परमप्रभुले भन्नुभए जस्तै घटना भयो।

5

नामानको समस्या

- 1 नामान अरामका राजाको सेनाका कप्तान थिए। नामान आफ्नो राजाकालागि धेरै महत्वपूर्ण थिए। किनभने परमप्रभुले उनलाई अरामको विजयका लागि उपयोग गरेका थिए। नामान महान र शक्तिशाली मानिस थिए, तर तिनी कुष्ठ रोगले ग्रस्त थिए।
 2 अरामी सेनाले इस्राएलका लडाइँ गर्नका लागि सैनिकहरूको धेरै दलहरू पठाए। सैनिकहरूले मानिसहरूलाई तिनीहरूको दास बनाए। एक पटक तिनीहरूले इस्राएलको भूमिबाट एउटी सानी केटी ल्याए। यो सानी केटी नामानकी पत्नीकी सेविका भई।
 3 यस केटीले नामानकी पत्नीलाई भनी, “म चाहन्छु, मेरा मालिक नामानले अगमवक्ता एलीशासँग भेट गरून् जो सामरियामा बस्छन्। त्यस अगमवक्ताले नामानको कुष्ठ रोग निको पार्न सक्छन।”
 4 नामान आफ्नो मालिक (अरामका राजा) कहौँ गए। नामानले अरामका राजालाई ती सबै कुराहरू गरे जो इस्राएली केटीले भनेकी थिई।
 5 तब अरामका राजाले भने, “अहिले जाऊ र म इस्राएलका राजालाई एउटा पत्र पठाउने छु।”
 यसकारण नामान इस्राएल गए। नामानले आफूसँग केही उपहारहरू लगे। नामानले दश तोडा चाँदी, 6,000 शेकेल सुनका टुक्राहरू र दश जोर लुगा लिए गए।
 6 नामानले अरामका राजाबाट इस्राएलका राजाका लागि पत्र लगे। पत्रमा लेखिएको छ: “अहिले, यस पत्रले बताउँछ म आफ्नो सेवक नामानलाई तपाईँकहाँ पठाउँदै छु। उसको कुष्ठ रोग निको पार्नुहोस्।”
 7 जब इस्राएलका राजाले पत्र पढे, उनले आफूलाई दुःखी र उदाशी देखाउनका लागि आफ्नो लुगा च्याते। इस्राएलका राजाले भने, “के म परमेश्वर हुँ? होइन! मसित जीवन मरण नियन्त्रणको क्षमता छैन। यस कारण अरामका राजाले किन कुष्ठ को रोगीलाई मकहाँ निको पार्न पठाए? यस विषयमा सोचे अनि तिनीले थाह पाए, यो एउटा छल हो। अरामका राजा लडाइँ शुरू गर्न चेष्टा गर्दै छन्।”
 8 परमेश्वरको जन, एलीशाले सुने, इस्राएलका राजाले आफ्नो दुःख र रीस देखाउन लुगाहरू, च्याते। यसकारण एलीशाले आफ्नो खबर राजाकहाँ पठाए, “तिमीले आफ्नो लुगा किन च्यातौ? नामान मकहाँ आओस्। तब उसले थाह पाउने छ, इस्राएलमा एकजना अगमवक्ता छ।”
 9 यसकारण नामान आफ्ना घोडाहरू अनि रथहरूसँगै एलीशाको घरमा आए अनि ढोकाको बाहिर उभिए।
 10 एलीशाले नामानसम्म एक जना दूत पठाए। दूतले भन्यो, “जाऊ अनि यर्दन नदीमा सात पटक धोऊ। तब तिम्रो छालाको कुष्ठ निको हुनेछ अनि तिमी शुद्ध हुने छौ।”
 11 नामान रिसाए अनि फर्किए। उनले भने, “मैले सोचेको थिएँ एलीशा बाहिर निस्किएछन् अनि मेरो अघि उभिएछन् अनि आफ्नो परमप्रभु परमेश्वरलाई आह्वान गर्ने छन्। मैले सोचेको थिएँ, उनले मेरो शरीरमाथि आफ्नो हात हल्लाउने छन् अनि कुष्ठ रोग निको हुनेछ।
 12 दमीशकका नदीहरू अब्राना र फारपर इस्राएलका सबै पोखरीहरूका पानी भन्दा राम्रा छन्। मैले दमीशकका ती नदीहरूमा धुने काम किन नगर्नु अनि निको नहुनु?” नामान साह्रै रिसाएका थिए अनि तिनी फर्किए।
 13 तर नामानको सेवकहरू उनकोमा गए अनि उनीसँग कुरा गरे। उनीहरूले भने, “मालिक, यदि अगमवक्ताले तपाईँलाई केही महान कार्य गर्नु भनेको खण्डमा, तपाईँ गर्नु हुन्छ, होइन र यसकारण तपाईँले उनको आज्ञा पालन गर्नु पर्छ यदि उनी तपाईँलाई केही सरल काम गर्नु भन्दछन्। अनि उनले भने, ‘नुहाऊ अनि तिमी शुद्ध र स्वच्छ हुनेछौ।’”

14 यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शूद्र र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो।

15 नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहौं फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इझाएलमा बाहेक अरु कतै परमेश्वर छैनन। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”

16 तर एलीशाले भने, “म परमप्रभुको सेवा गर्दछु अनि म शपथ खाएर भन्छु, जब परमप्रभु हुनुहुन्छ म कुनै उपहार स्वीकार गर्दिन।”

नामानले एलीशालाई उपहार स्वीकार गराउन पूरा चेष्टा गरे स्वीकार गर्नु हुन्न भने, “मेरो निम्ति यति काम गर्नुहवस्।

17 मेरा खच्चरहरूमा इझाएलबाट दुइभारी धूलो भर्न दिनुहवस्। किनभने म अरु कुनै परमेश्वरलाई होमबलि अथवा बलिदान चढाउँदिन। म परमप्रभुलाई मात्र बलि चढाउनेछु।

18 अनि म अहिले प्रार्थना गर्छु, परमप्रभुले यसको लागि मलाई क्षमादान गर्नुहुने छ अगममा मेरा मालिक अरामका राजा असत्य देवताको पुजा गर्नका लागि रिम्मोनको मन्दिरमा जाने छन्। यसकारण मैले रिम्मोनको मन्दिरमा निहुरिनु पर्छ। म अहिले परमप्रभुलाई क्षमा गर्न बिन्ती गर्छु यदि त्यस्तो हुन्छ।”

19 तब एलीशाले नामानलाई भने, “शान्ति संग जाऊ।”

यसकारण उसले उनलाई छोडे अनि केही टाढा पुगे।

20 तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।”

21 यसकारण गेहजी नामानतिर दारो।

नामानले कसैलाई आफुतिर दारोको देखे। उनी गेहजी सँग भेट गर्न रथबाट ओर्लिए। नामानले भने, “के सबै ठीकठाक छ?”

22 गेहजीले भन्यो, “हजर, सबै कुरा ठीकठाक छ। मेरा मालिक एलीशाले मलाई पठाएको छ। उनले भने, ‘हेर, दुइजना युवकहरू मकहाँ आए। तिनीहरू एरामको पहाडी देशबाट आएका अगमवक्ताहरू हुन्। कृपया तिनीहरूलाई चाँदीको एक तोडा र दुइ जोर फेर्ने लगाहरू देऊ।’”

23 नामानले भने, “कृपया दुइ तोडा लैजाऊ।” नामानले गेहजीलाई चाँदी लिनका लागि राजी गराए। नामानले दुइवटा थैलोमा दुइ तोडा चाँदी हाले अनि दुइजोर फेर्ने लगा लिए। तब नामानले ती चीजहरू आफ्ना दुइ सेवकहरूलाई दिए। सेवकहरूले ती चीजहरू गेहजीसम्म पुर्याए।

24 जब गेहजी पहाडमा आयो, उसले सेवकहरूबाट ती चीजहरू लगे। गेहजीले सेवकहरूलाई टाढा पठाए अनि तिनीहरू गए। तब गेहजीले ती चीजहरू घरमा लुकाए।

25 गेहजी आए अनि आफ्नो मालिक एलीशा सामु उभिए। एलीशाले गेहजीलाई भने, “गेहजी तँ कहाँ गएको थिस?”

गेहजीले भने, “म कतै गएको थिइन।”

26 एलीशाले गेहजीलाई भने, “त्यो साँचो होइन! मेरो मुटु तँसँगै थियो जब त्यो नामान तँ सँग भेट गर्न आफ्नो रथबाट ओर्लियो। यो धन, लगा भद्राक्ष, दाख, भेडा, गाई अथवा पुरुष तथा मैले सेवकहरू लिने समय होइन।

27 अब, तँ र तेरो नानीहरूले नामानको रोग पाउने छौ। तँलाई सँधैका लागि कुष्ठ हुनेछ।”

जब गेहजीले एलीशालाई छोडयो, गेहजीको छाला हिउँ जस्तो सेतो भयो। गेहजी कुष्ठको रोगी भयो।

6

एलीशा र बञ्चरो

1 अगमवक्ताहरूको दलले एलीशालाई भने, “हामी त्यस ठाउँमा बसिरहेका छौ। तर हाम्रोनिम्ति ठाउँ सार्ने सानो भयो।

2 यर्दन नदीमा जाऔ अनि केही काठ काटौ। हामीमध्ये प्रत्येकले मुढो पाउने छौ अनि हामीले त्यहाँ बस्नका लागि एउटा ठाउँ बनाउने छौ।”

एलीशाले उत्तर दिए, “राम्रो, जाऊ अनि त्यसै गर।”

3 एक जना मानिसले भन्यो, “कृपया हामीसँग हिंड्नुहोस्।”

एलीशाले भने, “म आउनेछु।”

4 यसकारण एलीशा अगमवक्ताहरूको दलसँग गए। जब तिनीहरू यर्दन नदीमा पुगे, तिनीहरूले केही रूख ढाल्न थाले।

5 तर जब एक जना मानिस केही रूखहरू काट्दै थियो, फलामको बञ्चरो बिडमा खुस्केर पानीमा झर्‍यो। त्यो मानिस करायो, “मालिक, मैले त्यो बञ्चरो मागेर ल्याएको थिएँ।”

6 परमेश्वरको जन एलीशाले भने, “त्यो कहाँ झर्‍यो?”

मानिसले ठाउँ देखायो जहाँ बञ्चरो झरेको थियो। तब एलीशाले एउटा लौरो काटे अनि पानीमा लौरो फर्‍यो। लौरोले गर्दा फलामको बञ्चरो तैरिन थाल्यो।

7 एलीशाले भने, “बञ्चरो टिप।” तब मानिस लम्कियो अनि बञ्चरो लियो।

अराम इझाएललाई फसाउने चेष्टा गर्छ

8 अरामका राजा इझाएलको विस्द्वमा लडाईं गरिरहेका थिए। उनले आफ्ना सैनिक अधिकारीहरूसँग सल्लाहको सभा राखे। उनले भने, “यस ठाउँमा छाडनी बनाऊ।”

9 तर परमेश्वरका जन एलीशाले इझाएलका राजाकहाँ एउटा खबर पठाए। एलीशाले भने, “होशियार रहनुहोस्! त्यस ठाउँको नजिक नजाउनुहोस् अरामी सैनिकहरू त्यहाँ तल गाइरहेका छन्।”

10 इझाएलका राजाले आफ्नो मानिसहरूलाई त्यस ठाउँमा खबर पठाए कि परमेश्वरको मानिसले यस विषय चेटाउनी दिएका थिए। उसले ती खबरहरू कम्तिमा तीनपल्ट पठाए त्यसकारण मानिसहरू होशियार भए।

11 अरामका राजा यस विषयमा सार्ने दुःखी थिए। अरामका राजाले आफ्ना सैनिक अधिकारीहरूलाई बोलाए अनि तिनीहरूलाई भने, “मलाई भन, इझाएलका राजाको चियो कसले गर्दै छ?”

12 अरामको राजाका अधिकारीहरूमध्ये एक जनाले भने, “मेरो मालिक र महाराज, हामीमध्ये कोही पनि गुप्तचर छैन। इझाएलका अगमवक्ता, एलीशाले इझाएलका राजालाई तपाईंले भनेको जे पनि कुराहरू भन्छ यहाँसम्म कि तपाईंले सुत्रे कोठामा बोलेका कुरा पनि बताइदिन्छन्।”

13 अरामका राजाले भने, “एलीशाको पत्तो लगाऊ अनि म उसलाई पक्रिन मानिसहरू पठाउने छु।”

सेवकहरूले अरामका राजालाई भने, “एलीशा दोतानमा छन्।”

14 तब अरामका राजाले घोडाहरू, रथहरू अनि धेरै सैनिकहरू दोतान पठाए। तिनीहरू राति पुगे अनि शहरलाई घेरे।

15 एलीशाको सेवक त्यस बिहान चाँडै उठेको थियो। सेवक बाहिर निस्कियो अनि उसले देख्यो, शहलाई चारैतिर बाट घोडाहरू र रथहरू सहित सैनिकले घेरेको थियो।

एलीशाको सेवकले एलीशालाई भन्यो, “हे, मेरा मालिक, हामी के गर्न सक्छौं?”

16 एलीशाले भने, “नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।”

17 तब एलीशाले प्रार्थना गरे अनि भने, “परमप्रभु, म बिन्ती गर्छु तपाईं, मेरो सेवकको आँखा खोलि दिनुहोस् जसले गर्दा उसले देख्न सकोस।”

परमप्रभुले युवा सेवकको आँखा खोलि दिनुभयो अनि सेवकले देख्यो, पाहाड आगोको घोडा अनि रथहरूले घेरिएको थियो। तिनीहरू सबै एलीशाको वारिपरि थिए।

18 ती आगोका घोडा र रथहरू एलीशा छेउ आए। एलीशाले परमप्रभुसंग प्रार्थना गरे अनि भने, “म प्रार्थना गर्छु तपाईंले यी मानिसहरूलाई अन्धा बनाइदिनुहोस्।”

तब परमप्रभुले त्यसै गर्नुभयो जस्तो एलीशाले भने। परमप्रभुले अरामी सेनाहरूलाई अन्धो बनाइदिनुभयो।

19 एलीशाले अरामी सेनालाई भने, “यो सही बाटो होइन, यो सही शहर होइन। मेरो अनुसरण गर। म तिमीहरू त्यस मानिसकहाँ पुर्‍याउछु जसलाई तिमीहरू खोजि रहेका छौ।” त्यसपछि एलीशाले अरामी सैनिकहरूलाई सामरियामा पुर्‍याए।

20 जब तिनीहरू सामरियामा पुगे, एलीशाले भने, “परमप्रभु, यी मानिसहरूका आँखा खोलि दिनुहोस्, यिनीहरूले देख्न सक्नु।”

तब परमप्रभुले तिनीहरूको आँखा खोलि दिनुभयो अनि अरामी सैनिकले देखे, तिनीहरू सामरिया शहरमा छन।

21 इस्राएलका राजाले अरामी सेनालाई देखे। इस्राएलका राजाले एलीशालाई भने, “मेरा पिता, के म तिनीहरूलाई मारिदिऊँ? के तिनीहरूलाई मारिदिऊँ?”

22 एलीशाले जवाफ दिए, “अहँ, तिनीहरूलाई नमर। तिमीले तिनीहरूलाई तरवारहरू, धनुषहरू र वाणहरूबाट पक्रेनौ। अरामी सैनिकहरूलाई केही रोटी र पानी देउ। तिनीहरूलाई खाना-पिना देऊ तब आफ्नो मालिकसित भेट्न घर फर्किन देऊ।”

23 इस्राएलका राजाले अरामी सैनिकहरूका लागि ठूलो भोज तयार गरे। अरामी सैनिकहरूले खान पाए। तब इस्राएलका राजाले तिनीहरूलाई घर फर्काइ दिए। अरामी सैनिकहरू आफ्ना मालिककहाँ घर फर्किए। अरामीहरूले इस्राएलको भूमिमा आक्रमण गर्न कहिले पनि सेनाहरू पठाएन।

डरलागदो अनिकालले सामरियालाई कष्ट दिन्छ

24 यस्तो घटना भएपछि अरामका राजा बेनहददले आफ्ना सेना जम्मा गरे अनि सामारिया शहरलाई घेर्न र आक्रमण गर्न गए।

25 सैनिकहरूले मानिसहरूलाई शहरभित्र खाद्य ल्याउन दिएनन्। त्यसकारण सामरियामा डरलागदो अनिकाल भयो। सामरियामा यस्तो अनिकाल भयो कि एउटा गधाको टाउको चाँदीको अस्सी शेकेलमा बिक्री भयो। एक मुट्टी सिमीलाई चाँदीको पाँच शेकेलमा बिक्री भयो।

26 इस्राएलका राजा शहरको वारिपरि भएको पर्खालमाथि हिंडिरहेका थिए। एउटी आइमाइले उनलाई देखेर चिच्याइ। आइमाइले भनी, “मेरा मालिक अनि राजा, मलाई सघाउनु होस्।”

27 इस्राएलका राजाले भने, “यदि परमप्रभुले तिमीलाई सहायता गर्नु भएन भने म कसरी सहायता गर्ने? मसित तिमीलाई दिने केही छैन। खलोबाट अन्नको दाना आएको छैन अथवा दाखरसको कोलबाट दाखरस ल्याइएको छैन।”

28 इस्राएलका राजाले आइमाइलाई भने, “तिमीलाई के कष्ट छ?”

आइमाइले उत्तर दिई, “यस आइमाइले मलाई भनी, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी त्यसलाई मार्न सक्छौ अनि उसलाई आजै खान सक्छौ। त्यसपछि हामी भोलि हाम्रो खाने छौ।’

29 यसकारण हामीले मेरो छोरा उमाल्यौ अनि उसलाई खायौ। त्यसपछि अर्को दिन मैले यस आइमाइलाई भने, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी उसलाई मार्न सक्छौ अनि खान सक्छौ।’ तर उसले आफ्नो छोरा लुकाई।”

30 जब राजाले आइमाइलाई के भने, उनले आफूलाई खिन्न भएको देखाउन आफ्नो लुगा च्याते। जब राजा पर्खालमाथि हिंडेको समयमा मानिसहरूले उनलाई आफूलाई उदास र दुःखी देखाउन शोक वञ्च लगाएको देखे।

31 राजाले भने, “परमेश्वरले मलाई सजाय दिऊन् यदि यस दिनको अन्तसम्म शापातको छोरा एलीशाको टाउको उसको जीउमा रहेको छ भने।”

32 राजाले एक जना दूत एलीशा कहँ पठाए। एलीशा आफ्नो घरमा बसिरहेका थिए र बढा-प्रधानहरू उनीसँगै बसेरहेका थिए। दूत पुग्नअघि एलीशाले भने, “हेर, एकजना हत्याराले मेरो टाउको काट्नको निम्ति मानिसहरू पठाउँदै छ। जब दूत यहाँ आइपुग्छ, ढोका बन्द गर। ढोकालाई पक्रेर राख र उसलाई भित्र पस् देखि रोक। म उसको पछि आएको उसको मालिक पैतालाको आवाज सुन्दछु।”

33 जब एलीशा आफ्ना ठुला-बडा सित कुरा गरिरहेका थिए, दूत उनीसमक्ष आयो। यस्तो सन्देश थियो: “यो सङ्कट परमप्रभुबाट आएको हो! म किन परमप्रभुलाई धैरे बेरसम्म पर्खिनु?”

7

1 एलीशाले भने, “परमप्रभुको सन्देश सुन! परमप्रभु भन्नुहुन्छ: ‘भोलि यस समयसम्ममा प्रशस्त खाद्य हुनेछ र यो सस्तो पनि हुनेछ। सामारिया शहरको ढोकाको छेउ बजारमा एकजना मानिसले एक शेकेल चाँदी दिएर एक माना राम्रो पीठो अथवा दुइ माना जौको पीठो किन्न सक्ने छ।’”

2 तब राजाको छेउमा भएका अधिकारीले परमेश्वरका जनलाई उत्तर दिए। अधिकारीले भने, “यदि परमप्रभुले अकाशमा इयाल बनाए भने पनि यस्तो हुन सक्दैन।”

एलीशाले भने, “तिमीले यसलाई आफ्नै आँखाले देख्ने छौ। तर तिमी त्यस खाद्य मध्ये केही पनि खान पाउने छैनौ।”

कोरीहरू अरामी शिबिर खालि पाउँछन्

3 शहरको ढोकाको छेउमा कोर लागेका चार जना मानिसहरू थिए। तिनीहरूले एका अर्कालाई भने, “मृत्युको प्रतीक्षा गर्दै हामीहरू किन यहाँ बसिरहेका छौं?”

4 सामरियामा खाद्य छैन। यदि हामी शहरमा गयौ भने हामी त्यहाँ मर्ने छौं। यदि हामी बस्यौ भने पनि हामी मर्ने छौं। यसकारण अरामी शिबिरतिर नै जाऔं। यदि तिनीहरूले हामीलाई बस् दिए भने हामी जिउँदो रहने छौं। यदि तिनीहरूले हामीलाई मारे भने हामी मर्ने छौं।”

5 यसकारण त्यस बेलुकी चार जना कोरीहरू अरामी शिबिरतिर लागे। तिनीहरू शिबिरको छेउमा पुगे। त्यहाँ कोही मानिस थिएन।

6 परमप्रभुले अरामी सेनाहरूलाई रथ, घोडा र विशाल सेनाको आवाज सुन्ने बनाउनु भएको थियो। यसर्थ अरामी सैनिकहरूले एका अर्कालाई भने, “इस्राएलका राजाले हामीमाथि आक्रमण गर्नका लागि हिली र मिश्रका राजाहरूलाई भाडामा लिएकाछन्।”

7 अरामीहरू त्यस बेलुकी भागे। तिनीहरूले सबै थोक छोडे। तिनीहरूले आफ्ना पाल, घोडा र गधाहरू छोडे अनि तिनीहरू आफ्नो जीवन बचाउन भागे।

कोरीहर्ष शत्रु शिबिरमा

8 जब ती कोरीहर्षले छाउनी शुरू भएको ठाउँमा पुगे, तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खाए अनि मघपान गरे। तब चार जना कोरीहर्षले चाँदी, सुन र लुगाहरू शिबिरबाट लिएर गए। तिनीहरूले चाँदी, सुन र लुगा लुकाए। तब तिनीहरू फर्किए अनि अर्को पालभित्र पसे। तिनीहरूले यस पालबाट नगद चीजहरू लिएर गए। तिनीहरू बाहिर गए अनि ती चीजहरू लुकाए।

9 ती कोरीहर्षले एका अर्कालाई भने, “हामी भूल काम गरिरहेका छौं। आज हामीसित शत्रु सूचना छ। तर हामी चुप छौं। यदि हामीले सूर्योदयसम्म पछिने काम गर्यौं, भने हामीले सजाय पाउने छौं। अब राजा को महलमा बस्ने मानिसहरूकहाँ जाऔं अनि भनौं।”

कोरीहर्षले शत्रु समाचार भन्दछन्

10 यसर्थ ती कोरीहर्ष आए अनि शहरका द्वारपालकहरूलाई बोलाए। कोरीहर्षले द्वारपालकलाई भने, “हामी अरामी शिबिरमा गएका थियौं। तर हामीले कुनै मानिस को बोली सुनेनौं। कोही मानिस थिएन। घोडा र गधाहरू अझै बाँधेकै थिए अनि पालहरू तलसम्म थिए। तर मानिसहरू सबै गइसकेका थिए।”

11 तब शहरका द्वारपालकहरूले राजाको महलका मानिसहरू बोलाए र सबैलाई सूचना दिए।

12 रातीको समय थियो तर राजा ओछ्यानबाट उठे। राजाले आफ्ना अधिकारीहरूलाई भने, “अरामी सैनिकहरू हामीसित के गर्दैछन्, म तिमीहरूलाई बताउनेछु। तिनीहरू जान्दछन् हामी भौके छौं। खेतमा लुकनको निम्ति तिनीहरूले शिबिर छोडे। तिनीहरू सोचैछन्।” जब इस्राएलीहरू शहरबाहिर आँउछन्, तिनीहरूलाई जिउँदै पक्रिने छौं। अनि त्यसपछि हामी शहरमा पसे छौं।”

13 राजाका एक जना अधिकारीले भने, “शहरमा अझै रहेका पाँचवटा घोडाहरूलाई केही मानिसहरूले लिएर जाऊन्। घोडाहरू चाँडे नै त्यसरी मर्नेछन् जसरी शहरमा रहेका इस्राएलीहरू मर्नेछन्। के भयो थाह पाउन ती मानिसहरूलाई पठाऔं।”

14 यसर्थ मानिसहरूले घोडासँगै दुइवटा रथ लिए। राजाले ती मानिसहरूलाई अरामी सैनिकको खोजी-निती गर्न पठाए। राजाले तिनीहरूलाई भने, “जाऊ अनि हेर, के भयो।”

15 मानिसहरू अरामी सैनिकको पछि यर्दन नदीसम्म गए। बाटो भरि लुगा र हतियारहरू थिए। अरामीहरूले हतारमा भाग्दा ती चीजहरू फर्प्येका थिए। दूत सामरिया फर्कियो अनि राजालाई बतायो।

16 तब मानिसहरू अरामी छाउनी तिर दसुरे र त्यहाँबाट मृत्युवान चीजहरू लगे। प्रत्येकका लागि पर्याप्त चीजहरू थियो। यसकरण परमप्रभूले भन्नुभएको जस्तै घटना भयो। एक जना जुन सुकै मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौको किन्न सक्ने थियो।

17 राजाले द्वारको हेरचाह गर्नका लागि सबै मन पर्ने अधिकारीलाई रोजे। तर मानिसहरू शत्रुको शिबिरबाट खाद्य सामग्री लिन दाँजु थाले। मानिसहरूले अधिकारीलाई हिकारिए लडाए अनि त्यसमाथि टेक्दै गए अनि ऊ मर्यो। यसकारण यी सब घटनाहरू त्यसरी नै हुँदै गए। जसरी परमेश्वरका जनले भने जब राजा एलीशाको घरमा गएका थिए।

18 एलीशाले भनेका थिए, “एक जना मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौको सामरिया शहरको द्वारनजिक बजारमा किन्न सक्नु हुनेछ।”

19 तर अधिकारीले परमेश्वरका जनलाई उतर दिएका थिए, “परमप्रभूले आकाशमा इयालहरू बनाउनुभए पनि यस्तो घटना हुन सक्दैन।” अनि एलीशाले अधिकारीलाई भनेका थिए, “तिमी यस्तो आफ्ना आँखाले देख्ने छौ। तर तिमीले त्यस खाद्यमध्ये केही खान पाउने छैनौ।”

20 अधिकारीसँग ठीक त्यस्तै घटना भयो। मानिसहरूले उसलाई शहरद्वारमा हत्याएर लडाए अनि उसलाई कुल्चिए र ऊ मर्यो।

8

राजा र श्नेमीनेली आइमाई

1 एलीशाले त्यस आइमाईसँग कुरा गरे जसको छोरालाई उनले पुर्नजीवित गरेका थिए। एलीशाले भने, “तिमी र तिम्रो परिवारले अर्को देश जानु पर्छ। किन? किनभने परमप्रभूले निर्णय लिनुभएको छ, यहाँ अनिकाल हुनेछ। यो अनिकाल यस देशमा सात वर्ष सम्म रहने छ।”

2 यसकारण आइमाईले त्यसै गरी जस्तो परमेश्वरका जनले भने। ऊ आफ्नो परिवारसमेत पलिशितिको देशमा गएर सातवर्ष सम्म बसि।

3 सात वर्ष बितेपछि आइमाई पलिशितहरूको देशबाट फर्की

आइमाई राजासँग कुरा गर्न गई। उसले आफ्नो घर र जग्गा फिर्ता पाउँ भनी बिन्ती गर्न पुगी।

4 राजा परमेश्वरको जनको सेवक गेहजीसँग कुरा गरिरहेका थिए। राजाले गेहजीलाई भने, “कृपया मलाई एलीशाले गरेको सबै महान कार्यहरू बताऊ।”

5 गेहजीले राजालाई एलीशाको बारेमा बताउँदा मृत मानिसलाई जिउँदो गरेको सुनाउँदै थियो। त्यस समयमा त्यो आइमाई जसको छोरालाई एलीशाले फेरि जिउँदो बनाएका थिए, राजाकहाँ पुगी। ऊ राजालाई आफ्नो घर र जग्गा फिर्ता पाऊँ भनी बिन्ती गर्न चाहन्थी। गेहजीले भन्यो, “हे मेरा मालिक महाराज, यो त्यही आइमाई हो। अनि यो त्यही छोरा हो जसलाई एलीशाले फेरि जिउँदो बनाएका थिए।”

6 राजाले आइमाईलाई ऊ के चाहन्छे भनी सोधे अनि आइमाईले भनी।

तब राजाले एक जना अधिकारीलाई बोलाए। राजाले भने, “आइमाईलाई उसको जमीनहरू सबै दिनु। उसलाई जग्गामा छोडेको दिनदेखि अहिले सम्म फलेको पनि अन्न दिनु।”

बेनहदद हजाएललाई एलीशाकहाँ पठाउँछन्

7 एलीशा दमीशकमा गए। अरामका राजा बेनहदद बिरामी थिए। एक जना मानिसले बेनहददलाई भन्यो, “परमेश्वरको जन यहाँ आएको छ।”

8 तब राजा बेनहददले हजाएललाई भने, “एउटा उपहार लिनु अनि परमेश्वरको जनसँग भेट्न जानु। उनलाई परमेश्वरसँग सोध्ने बिन्ती गर्नु के म आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछु?”

9 यसर्थ हजाएल एलीशालाई भेट्न गयो। हजाएलले आफूसँगै उपहार पनि लियो। उसले दमीशकबाट सबै प्रकारका राम्रा चीजहरू लिएर गयो। प्रत्येक चीज बोक्नका लागि 40 वटा ऊँटहरू थिए। हजाएल एलीशाकहाँ पुग्यो। हजाएलले भन्यो, “तपाईंको अनुयायी, अरामका राजा बेनहददले मलाई तपाईंकहाँ पठाएका हुन्। उनी सोध्छन्। के उनी आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछन्?”

10 तब एलीशाले हजाएललाई बताए, “जा अनि बेनहददलाई भन, ‘तिमी बाँच्ने छौ।’ तर साँचो अर्थमा परमप्रभूले मलाई भन्नुभयो, ‘उनी मर्ने छन्।’”

एलीशाले हजाएलको बारेमा अगमवाणी गर्छन्

11 एलीशा एकटक हेर्न थाले। उनले हजाएललाई एकटक तबसम्म हेरि रहे जबसम्म हजाएललाई असजिलो लाग्दैन। तब परमेश्वरको जन चिच्याउन थाले।

12 हजाएलले भन्यो, “महाशय, तपाईं किन चिच्याउनु हुँदैछ?”

एलीशाले उत्तर दिए, “म चिच्याउँदै छु किन भने म जान्दछु तैले इस्राएलीहरूलाई नराप्नो गर्नैछस। तैले तिनीहरूको दरिलो शहर जलाउनेछस। तैले तिनीहरूका युवकहरूको हत्या गर्नेछस। तैले तिनीहरूका नानीहरू मार्नेछस। तैले गभंवाती आइमाईहरूको गर्भ तुवाउने छस।”

13 हजाएलले भन्यो, “म शक्तिशाली मानिस होइन। म ती महान काम गर्न सक्दिनँ।”

एलीशाले भने, “परमप्रभुले मलाई देखाउनुभएको छ, तँ नै अरामको राजा हुनेछस।”

14 त्यसपछि हजाएलले एलीशाबाट विदा लिए अनि आफ्नो राजाकहाँ गए। बेनहददले हजाएललाई सोधे, “एलीशाले तँलाई के भने?” हजाएलले उत्तर दियो, “एलीशाले मलाई भने तपाईं बाँच्नु हुनेछ।”

हजाएलले बेनहददको हत्या गर्छ

15 तर अर्को दिन नै, हजाएलले एउटा बाक्लो लुगा लियो अनि पानीमा डुबायो। त्यसपछि उसले बेनहददको अन्तर छोप्यो अनि सास थुन्यो। बेनहददको मृत्यु भयो अनि हजाएल नयाँ राजा भयो।

योराम आफ्नो शासन शुरू गर्छन्

16 यहेशापातका छोरा योराम यहदाका राजा थिए। योरामले आहाबका छोरा योराम इस्राएलका राजा हुँदा पाँचौ वर्ष शासन शुरू गरे।

17 योराम 32 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा आठ वर्ष शासन गरे।

18 तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ।

19 तर परमप्रभुले यहदालाई नष्ट पार्नुभएन किनभने आफ्ना सेवक दाऊदलाई वचन दिनुभएको थियो। परमप्रभुले दाऊदलाई वचन दिनुभएको थियो, उनको परिवारबाट कोही सँधै नै राजा हुनेछ।

20 योरामको समयमा एदोम यहदाको शासनबाट छुट्टियो। एदोमका मानिसहरूले आफ्ना लागि राजा रोजे।

21 तब योराम र उनका सबै रथहरू लिएर याईरमा गए। एदोमी सैनिकहरूले उनलाई घेरे। योराम र उनका अधिकारीहरूले तिनीहरूमाथि राती आक्रमण गरे। तर योरामका सबै सैनिकहरू भागे।

22 यस प्रकार एदोमीहरू यहदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहदाको शासनबाट स्वतन्त्र छन्।

त्यसै समयमा लिब्नी पनि यहदाको शासनबाट स्वतन्त्र भयो।

23 योरामले गरेको सबै कामको विषयमा यहदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

24 योरामको मृत्यु भयो अनि दाऊद शरमा आफ्ना पुर्खाहरूसँगै उसलाई गाडीयो। योरामका छोरा अहज्याह नयाँ राजा भए।

अहज्याह आफ्नो शासन शुरू गर्छन्

25 आहाबका छोरा योराम इस्राएलका राजा भएको 12 औं वर्षमा योरामका छोरा अहज्याह यहदाका राजा भए।

26 अहज्याह 22 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले एक वर्ष यरूशलेममा शासन गरे। उनको आमाको नाउँ अतल्याह थियो। उनी इस्राएलका राजा ओझ्रीकी छोरी थिइन्।

27 अहज्याहले ती कार्य गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अहज्याहले आहाब परिवारका मानिसहरू जस्तै धेरै भूल कामहरू गरे। अहज्याहले त्यस प्रकारले नै जीवन-यापन गरे किनभने उनकी पत्नी आहाब परिवारकी थिइन्।

योराम हजाएलको विरोधमा लडाइँ गर्दा घाइते

28 योराम आहाबको परिवारबाट आएको थियो। अहज्याह योरामसँग अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न राम्रोत गिलाद गए। अरामीहरूले योरामलाई घाइते बनाए।

29 राजा योराम इस्राएलमा फर्किए यसकारण तिनी चोटबाट निको हुन सकोस। योराम यिजेरलको इलाकामा गए। योरामका छोरा अहज्याह यहदाका राजा थिए। अहज्याह योरामसँग भेट गर्न यिजेरल गए।

9

एलीशा एक जना नयाँ अगमवक्ता येहलाई अभिषेक गर्न भन्दछन्

1 एलीशा अगमवक्ताले अगमवक्ताहरूको एउटा दललाई बोलाए। एलीशाले यस मानिसलाई भने, “तयार होऊ अनि यो सानो तेलको सीसी आफ्नो हातमा लेऊ। रामोत-गिलाद जाऊ।

2 जब तिमी त्यहाँ पुग्छौ, निष्प्रीका नाती, यहेशापातका छोरा येहलाई भेट्ने छौ। तब भित्र पस अनि उनलाई आफ्ना दाज्यू भाइ माइबाट उठाउ। उनलाई भित्री कोठामा लिएर जाऊ।

3 तेलको सानो सीसी निकाल अनि येहको टाउकोमाथि तेल खन्याऊ। र भन, ‘परमप्रभु यस्तै भन्नुहुन्छ तिमीलाई इस्राएलको नयाँ राजा हुनकोलागि अभिषेक मैले गरेको छु।’ तब ढोका खोल अनि हिंड। न फर्के।”

4 यसकारण यो युवक, अगमवक्ता, रामोत गिलाद गयो।

5 जब युवक पुग्यो उसले सेनाको सेनापतिलाई बसेको देख्यो। युवकले भन्यो, “सेनापति तिम्रो लागि एउटा सन्देश छ।”

येहले भने, “हामी सबै यहाँ छौ। हामी मध्ये कसको लागि सन्देश छ?”

युवकले भन्यो, “सेनापति, सन्देश तपाईंका लागि हो।”

6 येह उभिए अनि घरभित्र पसे। तब युवक अगमवक्ताले येहको टाउकोमाथि तेल खन्याए। युवक अगमवक्ताले येहलाई भने, “इस्राएलका परमेश्वरले भन्नु भएको छ, ‘इस्राएल अनि परमप्रभुका मानिसहरूको नयाँ राजाको रूपमा तिमीलाई अभिषेक गर्दै छु।

7 तिमीले आफ्नो राजा आहाबको परिवारलाई नष्ट पार्नु पर्छ। यस प्रकार म ईजेबेललाई मेरा सेवकहरू, अगमवक्ताहरू तथा परमप्रभुका सबै सेवकहरूको मृत्यु, (जसको हत्या गरिएको थियो) को लागि सजाय दिनेछु।

8 यसप्रकार आहाबको सब परिवार मर्नेछ। म आहाबको परिवारको कुनै बालक जिउँदो रहन दिने छैन। यसको कुनै अर्थ हुँदैन त्यो बालक दास हो अथवा इस्राएलको स्वतन्त्र मानिस हो।

9 म आहाबको परिवारलाई नबातको छोरा यारोबाम वा अहियाहका छोरा बाशाको परिवार जस्तो बनाउने छु।

10 यिजेरलको इलाकामा ईजेबेललाई कुकुरले खाने छन्। ईजेबेललाई गाडिने छैन।”

तब युवक अगमवत्काले ढोका खोले अनि हिडे।

सेवकहरू येहलाई राजा घोषित गर्छन्

11 येह आफ्नो राजाका अधिकारीहरूतिर फर्किए। एकजना अधिकारीले येहलाई सोधे, “सबै कुरा ठीकै छ? त्यो बौलाहा मानिस तिमी कहाँ किन आएछ?”

येहले सेवकहरूलाई जवाफ दिए, “तिमीलाई त्यो यहाँ छ बौलाहा मानिस सँधै केही कुराहरूको विषयमा हतारिन्छ?”

12 अधीकारीहरूले भने, “होइन! हामीलाई साँचो कुरा भन। उसले के भन्यो?” येहले अधिकारीहरूलाई युवक अगमवत्काले भनेको कुरा बताए। येहले भने, “उसले भन्यो, ‘यो कुरा परमप्रभुले भन्नुभएको हो मैले तिमीलाई इस्त्राएलको नयाँ राजाको रूपमा अभिषेक गरेको छु।’”

13 तब प्रत्येक अधिकारीले हतार-हतार आफ्नो बाहिरी पोशाक खोले अनि येह अघि सांडीमाथि राखे। त्यसपछि तिनीहरूले तुरही फूके अनि घोषणा गरे, “येह राजा हुन्।”

येह यिजेरल जान्छन्

14 यसर्थ यहोशापातका छोरा अनि निम्शीका नाती येहले योरामको विरोधमा योजनाहरू बनाए।

त्यस समयमा योराम र इस्त्राएलीहरू अरामका राजा हजाएलबाट रामोत गिलादको रक्षा गर्ने चेष्टा गरिरहेका थिए।

15 राजा योरामले अरामका राजा हजाएलको विरोधमा लडाइँ गरे। तर अरामीहरूले राजा योरामलाई घाइते बनाए अनि उनी ती घाउहरू निको पार्नका लागि यिजेरल गए।

यसकारण येहले अधिकारीहरूलाई भने, “यदि तिमीहरू सहमत छौ, म नयाँ राजा हुँ, तब शहरको कुनै मानिसलाई यिजेरलमा खबर भन्नालागि त्यसै हिडन नदिनु।”

16 योराम यिजेरलमा विश्राम गरिरहेका थिए। यस कारण येह आफ्नो रथमा चढे अनि यिजेरलतिर हिडे। यहदाका राजा अहज्याह पनि योराम सँग भेट गर्न यिजेरल आएका थिए।

17 एक जना रक्षक यिजेरलमा स्तम्भमाथि उभिएको थियो। उसले येहको विशाल समूहलाई आउँदै गरेको देख्यो। उसले भन्यो, “म मानिसहरूको विशाल समूह देख्दै छु।”

योरामले भने, “तिमीहरूसँग भेट गर्न कसैलाई घोडामा पठाऊ। त्यस दूतलाई ती मानिसहरू शान्तिको इच्छाले आएका हुन, कि सोध।”

18 यसकारण दूत घोडामाथि चढ्यो अनि येहसँग भेट्न गयो। दूतले भन्यो, “राजा योरामले सोधेकाछन्, ‘के तिमी शान्तिको इच्छाले आएका हौ?’”

येहले भने, “तिमीले शान्तिको बारे केही गर्नु पर्ने छैन। आऊ अनि मेरो पछि लाग।”

रक्षकले योरामलाई भन्यो, “दूत जनसमूहकहाँ गयो र अहिलेसम्म फर्केर आएको छैन।”

19 तब योरामले अर्को दूतलाई घोडामाथि पठाए। यो मानिस येहको समूहकहाँ आयो र भन्यो, “राजा योराम भन्नुहुन्छ। ‘शान्ति।’”

येहले जवाफ दिए, “तिमीले शान्तिसँग केही गर्नु पर्ने छैन। आऊ र मेरो पछि लाग।”

20 रक्षकले योरामलाई भन्यो, “दोस्रो दूत समूहतिर गयो, तर अहिलेसम्म फर्केर आएको छैन। एक जना मानिस आफ्नो रथ बौलाहा जस्तै चलाई रहेको छ। ऊ निम्शीको नाती येह जस्तै नै चलाई रहेको छ।”

21 योरामले भने, “मेरो रथ तयार गर!”

यसकारण सेवकले योरामको रथ ल्यायो। इस्त्राएलका राजा योराम अनि यहदाका राजा अहज्याह दुवै जनाले आ-आफ्नो रथ लिएर अनि येहसँग भेट गर्न हिडे। तिनीहरूले येहसँग यिजेरली नाबोतको जग्गाको छेउमा भेट गरे।

22 योरामले येहलाई हेरेर सोधे, “येह, तिमी यहाँ शान्तिको भावनाले आएका हौ?”

येहले जवाफ दिए, “जबसम्म तिमी आमा ईजेबेल वेश्यावृत्ति र तंत्र-मंत्रका गरिरहन्छिन् तबसम्म शान्ति हुनेछैन।”

23 योरामले भागनका लागि घोडाहरू फर्काए। योरामले अहज्याहलाई भने, “यो धोखा हो, अहज्याह।”

24 तर येहले आफ्नो सम्पूर्ण शक्ति लगाएर धनु ताने र योरामको पीठमा छोडे। तीर योरामको मूट छेडिँदै गयो। योराम आफ्नो रथमा लडे।

25 येहले आफ्नो रथ चालक बितकरलाई भने, “योरामको लाश माथि लिएर जाऊ अनि यिजेरलबाट नाबोतको खेतमा फर्काइदेऊ। थाह छ होला जब तिमी र म योरामका पिता आहाबसँग घोडामा चढेर जाँदा परमप्रभुले भन्नु भएको थियो उनीसित यस्तो घटना हुनेछ।

26 परमप्रभुले भन्नुभएको, ‘हिजो मैले नाबोत र उनका छोराहरूको रगत देखें। यसकारण म आहाबलाई यस खेतमा सजाय दिनेछु।’ परमप्रभुले यस्तो भन्नुभयो। यसकारण योरामका लाश उठाऊ अनि परमप्रभुले भने जस्तै खेतमा फर्काइदेऊ।”

27 यहदाका राजा अहज्याहले यो देखे अनि भागे। उनले बगैँचाको घर भएर भागे चेष्टा गरे, तर येह उनको पछि लागे। यहले भने, “अहज्याहलाई पनि मार।”

अहज्याह घाइते भए जब तिनी यिब्लामनजिक गएर जाने बाटोमा आफ्नो रथमा थिए। अहज्याह मगिदो सम्म पुगे, र तिनी त्यहाँ मरे।

28 अहज्याहका सेवकहरूले उनको लाश रथमा लादेर यस्तलेम लगे। तिनीहरूले अहज्याहलाई दाऊदशहरमा उनका पुर्खाहरूसँगै उनको चिहानमा गाडे।

29 अहज्याह योराम इस्त्राएलको राजा भएको एघारौँ वर्षमा यहदाका राजा भएका थिए।

ईजेबेलको डरलाग्दो मृत्यु

30 येह यिजेरल गए अनि ईजेबेलले खबर सुनीन। उनले आफ्नो श्रृंगार गरिन, अनि कपाल बाटिन्। त्यसपछि तिनी इयालमा उभिन् र बाहिर हेरिन।

31 येहले शहरमा प्रवेश गरे। ईजेबेलले भनी, “नमस्कार जिम्मी! ऊ जस्तै नै तिमीले आफ्नो मालिकको हत्या गर्यौं।”

32 येहले माथि इयालमा हेरे। उनले भने, “मतिर को छ? को?”

दुई अथवा तीन जना नपुंसकहरूले इयालबाट बाहिर येहलाई हेरे।

33 येहले तिनीहरूलाई भने, “ईजेबेललाई तल फर्काइ देऊ।”

तब नपुंसकहरूले ईजेबेललाई तल फर्काइ दिए। ईजेबेलको केही रगत भित्ता र घोडामा लाग्यो। घोडाहरू ईजेबेलको लाशमाथि हिडे।

34 येह घरभित्र पसे खान पीन र मघापान गरे। तब उनले भने, “अब यस श्रापित आइसाईलाई राम्रो सँग गाडिदेऊ, किनभने ऊ एक राजकुमारी हो।”

35 मानिसहरू ईजेबेललाई गाड्न गए। तर तिनीहरूले उनको लाश पाउँन सकेनन्। तिनीहरूले मात्र उनको खप्परका, खुट्टा र हातका हत्केलाहरू पाए।

36 यसकारण मानिसहरू फर्किए अनि येहलाई बताए। तब येहले भने, “परमप्रभुले आफ्नो सेवक तिशबी एलियाहद्वारा दिएको सन्देश यो थियो। एलियाहले भने, ‘कुनुरहरूले ईजेबेलको लाश यिजेलको इलाकामा खाने छन्।

37 ईजेबेलको लाश यिजेलको इलाकाको खेतमा मल हुनेछ। मानिसहरू ईजेबेलको लाश चिन्न असमर्थ हुनेछन्।”

10

येह सामरियाका प्रमुखहरूलाई लेख्छन्

1 आहाबका सतरी जना छोराहरू सामरियामा थिए। येहले पत्रहरू लेखे अनि सामरियामा यिजेलका अगुवाहरू र शासकहरूकहाँ पठाए। उनले पत्रहरू ती मानिसहरूकहाँ पनि पठाए जसले आहाबका छोराहरूको हेरचाह गरेका थिए। पत्रहरूमा येहले भने,

2-3 “यो पत्र पाउने बित्तिकै तिम्रा पिताहरूका छोराहरूमध्ये विशिष्ट अनि योग्य मानिसको छनौट गर। तिमीसँग रथहरू र घोडाहरू छन्। अनि तिमी दरिलो शहरमा बसिरहेका छौ। तिमीसँग हतियार पनि छ। छनौट गरेको छोरालाई पिताको सिंहासनमा राख। तब तिम्रो पिताको परिवारका लागि लडाइँ गर।”

4 तर यिजेलका अगुवाहरू तथा शासकहरू सबै डराएका थिए। तिनीहरू भन्थे, “दुई जना राजा (योराम र अहज्याह) ले यहलाई रोक्न सकेनन्। यसकारण हामी पनि उनलाई रोक्न सक्ने छैनौं।”

5 जुन मानिसले आहाबले घरको हेरचाह गर्थे; शहरका बढा-पाका अनि मानिसहरूको देखरेख गर्थे जसले आहाबका नानीहरूको हेरचाह गरेका थिए, त्यसले येहलाई सन्देश पठायो, “हामी तपाईंको सेवकहरू हौं। हामी तपाईंले भनेको जे पनि गर्नेछौं। हामी कुनै मानिसलाई राजा बनाउने छैनौं। तपाईं जे उचित सम्झनु हुन्छ, गर्नुहोस्।”

सामरियाका अगुवाहरूले आहाबका नानीहरूलाई मार्छन्

6 तब येहले अगुवाहरूलाई एउटा पत्र लेखे। येहले भने, “यदि तिमीहरूले मलाई सहायता गर्छौं र मेरो हुकुम मान्ने छौं भने तब आहाबका छोराहरूका टाउका छिनाऊ। अनि भोलि यसै समयमा तिनीहरूलाई यिजेलमा ल्याऊ।”

आहाबका सतरी जना छोराहरू थिए। तिनीहरू शहरका अगुवाहरूसँग थिए जसले तिनीहरूलाई हुकाउने गर्दथे।

7 जब शहरका अगुवाहरूले पत्र पाए, तिनीहरूले राजाका छोराहरू जम्मा गरे अनि सबै सतरी जना को हत्या गरे। तब अगुवाहरूले राजाका छोराहरूका टाउका डालाहरूमा हाले। तिनीहरूले डालाहरू यिजेलमा येहकहाँ पठाए।

8 दूत येहकहाँ आयो अनि उनलाई भन्यो, “तिनीहरूले राजाका छोराहरूका टाउकाहरू ल्याए।”

तब येहले भने, “टाउकाहरू शहरको प्रवेशद्वारमा बिहानसम्म दुई थुप्रो बनाएर राख।”

9 येह बिहानै बाहिर निस्के अनि मानिसहरूको सामु उभिए। उनले मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ। हेर, मेरो मालिकको विरोधमा योजनाहरू मैले बनाएँ। मैले उसलाई मारे। तर आहाबका यी सबै छोराहरूलाई कसले मार्यो? तिमीहरूले मार्यो।

10 तिमीहरूलाई थाह हुनु पर्छ परमप्रभुले भनेको प्रत्येक कुरो पूरा हुन्छ। अनि परमप्रभुले आहाबको परिवारको विषयमा यी कुरा भनका लागि एलियालाई प्रयोग गरे। अहिले परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले गर्नु भन्नुभएको थियो।”

11 यस प्रकार येहले यिजेलमा बसोबास गर्ने आहाबको परिवारका सबै मानिसहरूको हत्या गरे। येहले सबै प्रसिद्ध मानिसहरू, परममित्रहरू तथा पूजाहारीहरूको हत्या गरे। आहाबका आफन्तहरूमध्ये कोही जिउँदो रहेन।

येह अहज्याहका आफन्तहरूलाई मार्छन्

12 येहले यिजेल छोडे अनि सामरिया गए। बाटोमा येह भेडा गोठालाहरू भएको ठाउँमा रोकिए जहाँ गोठालाहरूले आफ्ना भेडाहरूको ऊन काट्ने गर्दथे।

13 येहले यहदाका राजा अहज्याहका आफन्तहरूसँग भेट गरे। येहले उनीहरूलाई भने, “तिमी को हो?”

उनीहरूले उत्तर दिए, “हामी यहदाका राजा अहज्याहका आफन्त हौं। हामी नानीहरूका राजा अनि नानीहरूका आमाकी रानीको दर्शन गर्न तल ओर्लिएका छौं।”

14 तब येहले आफ्ना मानिसहरूलाई भने, “यिनीहरूलाई जिउँदै पक्रौं।”

येहका मानिसहरूले अहज्याहका आफन्तहरूलाई जिउँदै पक्रिए। 42 जना मानिसहरू थिए। येहले तिनीहरूलाई बेत-एकद छेउ कुपमा मारे। येहले कुनै पनि मानिसलाई जिउँदो छोडेनन्।

येह यहोनादाबसित भेट गर्छन्

15 त्यहाँबाट गएपछि येहले रेकाबका छोरा यहोनादाबसँग भेट गरे। यहोनादाब येहसँग भेट गर्न आउँदै थिए। येहले यहोनादाबको स्वागत गरे। उनलाई भने, “म तिम्रो विश्वासी मित्र भए जस्तै के तिमी मेरो विश्वासी मित्र होऊ?”

येहोनादाबले उत्तर दिए, “अवश्य, म तिम्रो विश्वासी मित्र हँुं।”

येहले भने, “यदि तिमी हौ भने मलाई तिम्रो हात देऊ।”

तब येह बाहिर निहुरिए अनि यहोनादाबलाई माथि रथमा ताने।

16 येहले भने, “मसित आऊ। परमप्रभुप्रति मेरा भावनाहरू कति प्रबल छन् तिमी बुझ्न सक्ने छौ।”

यसकारण यहोनादाब येहको रथमा चढे।

17 येह सामरिया आए अनि आहाबका सबै आफन्तहरूको हत्या गरे जो अझसम्म सामरियामा जिउँदै थिए। येहले तिनीहरू सबैको हत्या गरे। येहले ती कार्यहरू गरे जो परमप्रभुले एलियाहलाई भन्नुभएको थियो।

येह बालका उपासकहरूलाई बोलाउँछन्

18 त्यसपछि येहले सबै मानिसहरूलाई जम्मा गरे। येहले तिनीहरूलाई भने, “आहाबले बालको सेवा थोरै गरे। तर येहले बालको सेवा मनगो गर्नेछ।

19 अहिले नै बालका सबै पूजाहारीहरू अनि अगमवक्ताहरूलाई बोलाऊ। अनि सँगसँगै बालको पूजा गर्ने सबै मानिसहरूलाई बोलाऊ। कोही पनि मानिसहरू यस सभामा नछुट्नु। म बाललाई सबै ठूलो बलि चढाउनेछु। म कुनै पनि मानिसलाई मार्ने छु जो यस सभामा उपस्थित हुँदैनन्।”

तर येह तिनीहरू सँग छल गर्दै थिए। येह बालका उपासकहरूलाई नष्ट पार्न चाहन्थे।

20 येहले भने, “बालको लागि एउटा पवित्र सभाको आयोजना गर।” अनि पूजाहारीहरूले सभाको घोषणा गरे।

21 तब येहले सबै इझाएल भूमिका लागि सन्देश पठाए। सबै बालका उपासकहरू आए। घरमा बस्ने कोही पनि मानिस थिएन। बालका उपासकहरू बालको मन्दिरमा आए। मन्दिर मानिसहरूले भरिएको थियो।

22 येहले भन्डारेलाई भने, “बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्याऊ।” यसकारण त्यस मानिसले बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्यायो।

23 त्यसपछि येह र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र पसे। येहले बालका उपासकहरूलाई भने, “चरैतिर हेर अनि विश्वस्त होऊ, परमप्रभुका सेवकहरू कोही छैनन्। विश्वस्त होऊ, बालको पूजा गर्ने मानिसहरू मात्र छन्।”

24 बालका उपासकहरू बालको मन्दिरभित्र बलिहरू र होमबलि चढाउन पसे।

तर बाहिर येहका 80 जना मानिसहरू पखिरेहेका थिए। येहले तिनीहरूलाई भने, “कोही पनि मानिसलाई भान्ने मौका न देऊ। यदि कोही मानिसहले एक जना मानिसलाई भान्ने मौका दियो भने, त्यस मानिसले आफ्नो जीवनदान गर्नु पर्नेछ।”

25 येहले बलि र होमबली चढाउने बित्तिकै उनले रक्षकहरू तथा सेनापतिहरूलाई भने, “भित्र जाऊ अनि बालका उपासकहरूलाई मार। कसैलाई पनि मन्दिरबाट बाहिर जिउँदो निस्कन नदिनु।”

यसकारण सेनापतिहरूले पातलो तरवार प्रयोग गरे अनि बालका उपासकहरूलाई मारे। रक्षकहरू अनि सेनापतिहरूले बालका उपासकहरूका लाश बाहिर फर्काए। त्यसपछि रक्षकहरू र सेनापतिहरू बालको मन्दिरको भित्री कोठामा गए।

26 तिमिहरू बालको मन्दिरमा भएका स्मारक ढुङ्गाहरू बाहिर निकाले अनि मन्दिरलाई जलाए।

27 तब तिनीले बालका स्मारक ढुङ्गाहरू फोरेर धूलोपीठो बनाए। तिनीले बालको मन्दिरलाई पनि फोरेर धूलोपीठो बनाए। तिनीहरूले बालको मन्दिरलाई अरामकोठा बनाए। मानिसहरू अझै पनि त्यस ठाउँलाई शौचालयको रूपमा प्रयोग गर्छन्।

28 यसप्रकार येहले इझाएलमा बालको पूजालाई अन्त गरिदिए।

29 तर येह नबातको छोरा योराबामको पाप कार्यबाट सम्पूर्ण रूपले टाढिन सकेन जसले इझाएलमा पाप गराएका थिए। येहले बेटेल र दानमा सुनका बाछाहरूलाई नष्ट पारेनन्।

इझाएलमा येहको शासन

30 परमप्रभुले येहलाई भन्नुभयो, “तिमीले राम्रो काम गरेका छौ। तिमीले ती कार्यहरू गरेका छौ, जो म भन्छु, राम्रो कार्य हो। तिमीले मैले भने अनुसार नै आहाबको परिवारलाई सर्वनाश पार्थौ। यसकारण तिम्रा वंशजहरूले चार पुस्तासम्म इझाएलमा शासन गर्नेछन्।”

31 तर येह आफ्नो सम्पूर्ण हृदयले परमप्रभु इझाएलको परमेश्वरका नियम पालन गर्न सावधान भएनन्। येहले योरोबामको पापहरू गर्ने देखि रोकेनन् इझाएलाई पाप गर्न लगायो।

हजाएल इझाएललाई पराजित गर्छन्

32 त्यस समयमा परमप्रभुले इझाएललाई टुक्रायौउन शुरू गर्नु भएको थियो। अरामका राजा हजाएलले इझाएलीहरूलाई इझाएलको प्रत्येक सीमानामा परास्त गरेका थिए।

33 हजाएलले यर्दन नदीको पूर्वको क्षेत्र गिलादका क्षेत्र, गाद, स्बेन र मनश्शेका परिवार समूहको जग्गासमेत अरोएर देखि लिएर अर्नोन नदीको नजिक गिलाद र बाशान सम्म सम्पूर्ण भूमि जीते।

येहको मृत्यु

34 सबै अरु महान कार्यहरू जो येहले गरेका थिए, इझाएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

35 येह मरे अनि उनलाई उनका पुर्वाहससँगै गाडियो। मानिसहरूले येहलाई सामरियामा गाडे। त्यसपछि येहका छोरा योआहाज इझाएलका नयाँ राजा भए।

36 येहले सामरियामा 28 वर्ष शासन गरे।

11

अतल्याह यहदामा राजाका छोराहरू मारिन्छन्

1 अतल्याह अहज्याहकी आमा थिइन। उनले देखिन, उनको छोरा मर्यो। तब उनी उठिन अनि सबै राजाको परिवारलाई मारिन्।

2 यहोशेबा राजा योरामकी छोरी र अहज्याहकी बहिनी थिइ। योआश राजाका छोराहरू मध्ये एक जना थिए। यहोशेबाले योआशलाई आफूसँग लिएर गयो जब सबै अरु नानीहरू मरिसकेका थिए। योहोशापातले योआश र उसको धाईलाई एउटा सुत्ने कोठामा लुकाइन ताकि अतल्याहले तिनीहरूलाई नभेटाउन। यसरी योआश मारिएन।

3 तब योआश र यहोशेबा परमप्रभुको मन्दिरमा लुके। योआश त्यहाँ छ वर्ष लुके। अनि अतल्याहले यहदा भूमिमा शासन गरिन्।

4 सातौं वर्षमा प्रमुख पूजाहारी यहोयादाले खबर पठाए र करीतो र रक्षकहरूका सेनापतिहरू आए। यहोयादाले तिनीहरूलाई परमप्रभुको मन्दिरमा ल्याए। तब यहोयादाले तिनीहरूसँग एउटा समझौता गरे। मन्दिरमा यहोयादाले तिनीहरूलाई शपथ खान बाध्य गराए। तब उनले तिनीहरूलाई राजाको छोरा (योआश) देखाए।

5 तब यहोयादाले तिनीहरूलाई एउटा आदेश पठाए। उसले भने तिमीहरूले यो काम अवश्यै गर्नु पर्छ, “तिमीहरूमध्येको एक तिहाइ यो हमा काममा अवश्यै राजमहलको रक्षा गर्नलाई बस्योपर्छ।

6 तिमीहरूमध्ये अर्को एक तिहाइ शरद्वारमा हुनेछन्। र अर्को एक तिहाइ रक्षकहरू पछिको द्वारको पछाडी हुनेछ। यसप्रकार तिमीहरूले घरको चरैतिर सुरक्षा प्रदान गर्नेछौ।

7 दुई दल जो त्यस हतमा विश्राममा छन् तिनीहरूले मन्दिरको सुरक्षा र राजा यहो यहोशेबाको रक्षा गर्नुपर्छ।

8 तिमी अवश्य नै सब समय राजासँग बसू ऊ कुनै ठाउँ जाँदा पनि। सबै समूहहरूले राजालाई घेरै राख्नु पर्छ। प्रत्येक रक्षकले आफ्नो हातमा आफ्नो हतियार राख्नु पर्छ। अनि तिमीले त्यो मानिसलाई मार्नु पर्छ जो तिम्रो साथै नजिक आउँछ।”

9 सेनापतिले सबै आदेशको पालन गरे जो यहोयादा पूजाहारीले आदेश गरेका थिए। प्रत्येक सेनापतिले आफ्ना मानिसहरू लिए। तिनीहरू सबै आए, जो त्यस हमा काममा थियो वा काममा थिएन। सबै मानिसहरू पूजाहारी योहोयादा कहाँ गए।

10 अनि पूजाहारीले सेनापतिहरूलाई भाला र ढाल दिए। ती भाला र ढालहरू दाऊदले परमप्रभुको मन्दिरमा राखेका थिए।

11 ती रक्षकहरू मन्दिरको दाहिने कुनादेखि देब्रे कुनासम्म आफ्ना हातहरूमा हतियार लिएर उभिएका थिए। तिनीहरू वेदी अनि राजाको वरिपरि उभिए। जब उनी मन्दिरमा गए।

12 ती मानिसहरूले योआशलाई बाहिर निकाले। तिनीहरूले योआशलाई राजमुकुट पहिराए अनि राजा र परमप्रभुबीच हुने करार गराए। त्यसपछि तिनीहरूले उनलाई अभिषेक गरे अनि नयाँ राजा बनाए। तिनीहरूले थपपडी बजाए अनि घोषणा गरे, “राजा दीर्घायु हुओन्।”

13 रानी अतल्याहले रक्षकहरू र मानिसहरूको ध्वनी सुनिन्, यसकारण उनी परमप्रभुको मन्दिरमा मानिसहरूसम्म गइन्।

14 अतल्याहले खोंबोको छेउमा राजालाई देखिन जहाँ साधारण मानिसहरू उभिने गर्दथे। उनले अमुवाहरू र मानिसहरूलाई पनि देखिन जो राजाका लागि तुरही फुकुँदै थिए। उनले देखिन्, सबै मानिसहरू औधी खुशी थिए। उनले तुरहीको ध्वनि सुनिन् अनि आफूलाई खिन्न बनाउन उनले आफ्नो लुगा च्यातिन्। तब अतल्याह चिच्याइन्, “राजद्रोह! राजद्रोह!”

15 यहीयोआदा पृजाहारीले सेनापतिहरूलाई आदेश दिए, तिनीहरू सैनिकका अधिकारी हुन्। यहीयोआदाले उनीहरूलाई भने, “अतल्याहलाई मन्दिरको इलाकाबाट बाहिर लैजाउ। उनका सबै अनुयाईहरूलाई मार। तर परमप्रभुको मन्दिरभित्र तिनीहरूलाई नमार।”

16 यसकारण सैनिकहरूले अतल्याहलाई पक्रिए। तिनीहरूले उनलाई मारे जति बेला उनी घोडशालाको द्वार हुँदै महलमा गइन्।

17 तब यहीयोआदाले परमप्रभु, राजा र मानिसहरूबीच एउटा करार गरे। यस करारमा भनिएकोछ, राजा र मानिसहरू परमप्रभुका हुन्। यहीयोआदाले राजा र मानिसहरूबीच पनि सम्झौता गराए। यस सम्झौताले भनिएको छ मानिसहरूका लागि राजाले के गर्नुपर्छ। अनि यो भनिएको छ मानिसहरूले राजाको आज्ञाको पालन गर्नुपर्छ अनि अनुसरण गर्नुपर्छ।

18 तब सबै मानिसहरू झट्टो देवता बालको मन्दिरमा गए। मानिसहरूले बालको मूर्तिहरूलाई तल झारीदिए र वेदी भत्काइदिए। र तिनीहरूले उनको वेदी तोडिदिए। तिनीहरूले त्यसलाई धेरै टुक्रा पारे। मानिसहरूले बालका पृजारी मतनलाई पनि वेदीको सामु मारे।

यसप्रकार पृजहारी यहीयोआदाले मानिसहरूलाई परमप्रभुको मन्दिर हेर चाहा गर्न लगाए।

19 पृजाहारीले सबै मानिसहरूलाई बाटो देखाए। तिनीहरू परमप्रभुको मन्दिरबाट राजाको महलमा गए। राजाका विशेष रक्षकहरू र सेनापति राजसँग गए। अनि अरू सबै मानिसहरूले उनीहरूको अनुसरण गरे। तिनीहरू राजाको घरको प्रवेशद्वारमा पुगे। तब राजा योआश सिंहासनमा बसे।

20 सबै मानिसहरू प्रसन्न थिए। शहर स्थिर र शान्त थियो। र रानी अतल्यालाई राजाको महलको नजिक तरवारद्वारा मारिएको थियो।

21 योआश सात वर्षका थिए जब तिनी राजा बने।

12

योआश आफ्नो शासन शुरू गर्छन्

1 योआशले यहू इस्त्राएलका राजा हुँदा सातौँ वर्षमा शासन शुरू गरे। योआशले यरूशलेममा 40 वर्ष शासन गरे। योआशकी आमाको नाउँ बेशेबाकी सिब्बा थियो।

2 योआशले त्यही कार्य गरे जो परमप्रभुले सही भन्नुभएको थियो। योआशले जीवनमा परमप्रभुको आदेश पालनगरे। उनले ती कार्यहरू गरे जो पृजाहारी यहीयोआदाले उनलाई सिकाए।

3 तर उनले अग्ला ठाउँहरू भत्काएन्न् मानिसहरू तब सम्म पनि ती पूजा स्थानहरूमा बलिहरू दिने गर्दथे अनि सुगन्धि धूप जलाउँने गर्दथे।

योआश मन्दिर मर्मत गर्ने आदेश दिन्छन्

4-5 योआशले पृजाहारीहरूलाई भने, “परमप्रभुको मन्दिरमा धेरै धन छ। मानिसहरूले मन्दिरमा चीजहरू दिएका छन्। मानिसहरूले मन्दिरमा कर दिए जब तिनीहरूको गणना गरियो। अनि मानिसहरूले धन दिएका छन् कारण यही छ तिनीहरू दिन चाहन्थे। पृजाहारीहरू तिमीले धन निकाल्नु पर्छ अनि परमप्रभुको मन्दिर मर्मत खर्च गर्नुपर्छ। प्रत्येक पृजाहारीले धन उपयोग गर्नुपर्छ। जो उसले सेवा गरेको मानिसहरूबाट पाउँछन्। उसले त्यस धनको प्रयोग परमप्रभुको मन्दिर भत्किएको मर्मत गर्नमा गर्नुपर्छ।”

6 तर पृजाहारीहरूले मर्मतको काम गरेनन्। योआश राजा भएको 23 औँ वर्षमा पृजाहारीहरूले अझै पनि मन्दिरको मर्मत गरेनन्।

7 यसकारण राजा योआशले पृजाहारी यहीयोआदा अनि अन्य पृजाहारीहरूलाई बोलाए। योआशले यहीयोआदा र अरू पृजाहारीहरूलाई भने, “तिमीहरूले मन्दिरको मर्मत गरेका छैनौ? सेवा गरे वापत मानिसहरूबाट धन लिन बन्द गर। त्यो धन मन्दिरको मर्मतमा खर्च हुनु पर्छ।”

8 पृजाहारीहरू मानिसहरूबाट धन लिन बन्द गर्न राजी भए। तर तिनीहरूले मन्दिर मर्मत गर्न निरर्थक पनि लिए।

9 यसकारण पृजाहारी यहीयोआदाले एउटा सन्दुक ल्याए अनि त्यसको माथि एउटा प्वाल बनाए। त्यसपछि यहीयोआदाले सन्दुकलाई वेदीको दक्षिणतिर राखे। यो सन्दुक ढोकाको छेउमा थियो जहाँबाट मानिसहरूले परमप्रभुको मन्दिरमा आउने गर्द थिए। केही पृजाहारीहरूले मन्दिरको द्वारपथको पाले काम गर्दथे। ती पृजाहारीहरूले धन लिने गर्दथे जो मानिसहरू परमप्रभुलाई चढाउने गर्दथे अनि तिनीहरू त्यो धन सन्दुकमा राख्ने गर्दथे।

10 तब मानिसहरूले रूपियाँ सन्दुकमा हाल्न थाले जब तिनीहरू मन्दिर जाने गर्दथे। जहिले राजाका सचिव अनि महा पृजाहारी सन्दुकमा थुप्रै रूपियाँ देख्थे, तिनी आउँथे अनि सन्दुकबाट रूपियाँ निकाल्थे। तिनीहरू रूपियाँ थैलोमा राख्थे अनि गन्ती गर्दथे।

11 तब तिनीहरू परमप्रभुको मन्दिरमा काम गर्ने कर्मीहरूलाई भुक्तानी (ज्याला) दिनेगर्दथे। तिनीहरू सिकर्मी र अरू डकमीलाई भुक्तानी दिन्थे। जो परमप्रभुको मन्दिरमा काम गर्दथे।

12 तिनीहरूले त्यो रूपियाँ ढुङ्गाको काम गर्ने अनि ढुङ्गाकाटनेहरूलाई भुक्तानी दिनमा उपयोग गर्दथे। अनि तिनी त्यो काठ, काटेको ढुङ्गा अनि अरू चीज मन्दिर मर्मतका सामाग्री किन्नुमा प्रयोग गर्दथे।

13-14 मानिसहरूले परमप्रभुको मन्दिरका लागि रूपियाँ दिए। तर पृजाहारीहरूले त्यो रूपियाँ चाँदीका कचौराहरू, धूपदानीहरू, हातधुने भाँडा, तुरही अथवा कुनै सुन अनि चाँदीको भाँडा बनाउनमा उपयोग गरेनन्। त्यो रूपियाँ कर्मीहरूलाई भुक्तानी गर्नमा उपयोग गरियो अनि ती कर्मीहरूले परमप्रभुको मन्दिर मर्मत गरे।

15 कसैले कुनै रूपियाँ गन्ती गरेन र रूपियाँ के भयो भनी कुनै कर्मीहरूलाई भन्न वाध्य गराएन। किनभने कर्मीहरूलाई विश्वास गर्न सकिन्थ्यो।

16 मानिसहरूले त्यस बेला रूपियाँ जब तिनीहरूले दोषबलिहरू र पापबलिहरू चढाए। तर त्यो रूपियाँ कर्मीहरूलाई भुक्तानी गर्नमा प्रयोग गरिएन। त्यो रूपियाँ पृजाहारीहरूको हुने गर्दथ्यो।

योआश हजाएलबाट यरूशलेमको रक्षा गर्छन्

17 हजाएल अरामका राजा थिए। हजाएल गात शहरको विरुद्ध युद्ध गर्नुगए। हजाएलले गातलाई पराजित गरे। त्यसपछि उनले यरूशलेमको विरुद्ध युद्ध गर्ने योजना बनाए।

18 यहोशापात, यहोराम र अहज्याह यहदाका राजाहरू भइसकेका थिए। तिनीहरू योआशका पिता-पुर्खाहरू थिए। तिनीहरूले परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। ती चीजहरू मन्दिरमा राखिएका थिए। योआशले पनि परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। योआशले ती सबै चीजहरू सबै सुन लगे जो मन्दिर र उनको घरमा राखिएको थियो। तब योआशले सबै ती बहुमूल्य चीजहरू अरामका राजा हजाएलकहाँ पठाए। तब हजाएलले यरूशलेमलाई आक्रमण गर्न रोके।

योआशको मृत्यु

19 बाँकी रहेका कुराहरू त्यो योआशले गरे, यहदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

20 योआशका अधिकारीहरूले उनको विरोधमा योजनाहरू बनाए। तिनीहरूले योआशलाई सिल्लासम्म जाने सडकमाथि मिल्लोको घरमा मारे।

21 शिमातका छोरा योजाबाद अनि शोमेरका छोरा यहोजाबाद योआशका अधिकारीहरू थिए। ती मानिसहरूले योआशलाई मारे।

मानिसहरूले योआशलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडे। योआशका छोरा अमस्याह उनीपछि नयाँ राजा भए।

13

योआहाज आफ्नो शासन शुरू गर्छन्

1 यहका छोरा योआहाज सामरियामा इस्त्राएलका राजा भए। यहदामा अहज्याहका छोरा योआश राजा भएको 23 औं वर्ष थियो। योआहाजले 17 वर्ष शासन गरे।

2 योआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। योआहाजले नबातका यरोबामले पाप कार्य नै गरे जसले गर्दा इस्त्राएलमा पाप सृष्टि भयो। योआहाज ती कामहरू गर्न बन्द गरेनन्।

3 तब परमप्रभु इस्त्राएलसित रिसाउनुभयो। परमप्रभुले इस्त्राएललाईलामो समय सम्मको निम्ति अरामका राजा छोरा हजाएल र हजाएलका छोरा बेनहददको अधीनमा दिनुभयो।

इस्त्राएलका मानिसहरूप्रति परमप्रभुको दया

4 तब योआहाजले परमप्रभुसित मद्दतका लागि बिन्ती चढाए। अनि परमप्रभुले उनको कुरा सुनुभयो। परमप्रभुले इस्त्राएलको संकट अनि अरामका राजाले इस्त्राएलीमाथि गरेको कष्ट देख्न भएको थियो।

5 यसकारण परमप्रभुले इस्त्राएललाई रक्षा गर्न एकजना मानिस पठाउनुभयो। इस्त्राएलीहरू अरामीहरूबाट मुक्त भए। यसकारण इस्त्राएलीहरू आफ्नो घर गए जस्तो तिनीहरूले पहिले गरेका थिए।

6 तर इस्त्राएलीहरूले अझै पनि यारोबामको परिवारले गरेको पाप कर्म बन्द गरेनन् जसले गर्दा इस्त्राएलमा पाप फिजियो। इस्त्राएलीहरूले यारोबामले गरेको पाप गरिने राखे। तिनीहरूले अशेरको खोँबोलाई सामरियामा राख्ने काम गरे।

7 अरामका राजाले योआहाजको सेनालाई परास्त गरे। अरामका राजाले सेनाका धेरै मानिसहरू मारे। उनले मात्र 50 वटा घोडा सैनिकहरू, 10 वटा रथहरू अनि 10,000 पैदल सैनिकहरू छोडि दिए। योआहाजका सैनिकहरू दाँईं गर्दा हावाले उडाएको भुस जस्तै भए।

8 सबै महान कामहरू जो योआहाजले गरेका थिए इस्त्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

9 योआहाज मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। मानिसहरूले योआहाजलाई सामरियामा गाडे। योआहाजका छोरा योआश उनीपछि नयाँ राजा भए।

योआशको इस्त्राएलमा शासन

10 योआहाजका छोरा योआश सामरियामा इस्त्राएलका राजा भए। यो यहदाका राजा योआशको सैतीसौं वर्ष शासन गरेको समय थियो। योआशले इस्त्राएलमा सोह्र वर्ष शासन गरे।

11 इस्त्राएलका राजा योआशले ती कार्यहरू नै गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो।

12 सबै महान कामहरू जो योआशले गरेका थिए अनि उनको यहदाका राजा अमस्याहले गरेको युद्धको विषयमा इस्त्राएलका राजाहरूको इतिहासको पुस्तक लेखिएको छ।

13 योआश मरे अनि उनलाई पुर्खाहरूसँगै गाडियो। यारोबाम नयाँ राजा भए अनि योआशको सिंहासनमा बसे। योआशलाई इस्त्राएलका राजाहरूसँगै सामरियामा गाडियो।

योआशा एलीशासित भेट गर्छन्

14 एलीशा बिरामी भए। पछि एलीशा त्यसै बिरामीले गर्दा नै मरे। इस्त्राएलका राजा येहोआश एलीशालाई भेट्न गए। योआश एलीशाका निम्ति रोए। योआशले भने, “हे मेरा पिता, हे मेरा पिता, रथहरू अनि इस्त्राएलका घोडसवाहरू?”

15 एलीशाले योआशलाई भने, “एउटा धनुष र केही वाणहरू लेऊ।”

योआशले एउटा धनुष अनि केही तीरहरू लिए।

16 तब एलीशाले इस्त्राएलका राजालाई भने, “धनु तान्नु होस।” योआसले धनु ताने तब एलीशाले उसको हात राजाको हातमाथि राखे।

17 एलीशाले भने, “पूर्वको इयाल खोले।” योआशले इयाल खोले। तब एलियाले भने, “चलाउनु होस!”

योआशले चलाए। तब एलीशाले भने, “त्यो परमप्रभुको जीतको वाण हो! अराममाथि जीतको वाण हो। तिमीले अरामीहरूलाई अपेकमा पराजित गर्नेछौ अनि तिनीहरूलाई नष्ट पार्नेछौ।”

18 एलीशाले भने, “वाणहरू लेऊ।” योआशले वाणहरू लिए। तब एलीशाले इस्त्राएलका राजालाई भने, “भूमिमा प्रहार गर।”

योआश भूमिमा तीन पटक प्रहार गरे। त्यसपछि उनले बन्द गरे।

19 परमप्रभुको जन योआशसित रिसाए। उनले भने, “तिमीले पाँच छ पटक प्रहार गर्नु पर्ने थियो। तब तिमी अरामलाई नष्ट नपारुञ्जेल जित्नसक्ने थियो। तर अब, तिमीले अरामलाई तीन पटकमात्र जित्ने छौ।”

एलीशाको चिहानमा अचम्भको कुरा

20 एलीशा मरे र मानिसहरूले उनलाई गाडे। एक पटक वसन्तमा मोआबी सैनिकहरूको एउटा दल इस्त्राएललाई आक्रमण गर्न आयो।

21 केही इस्त्राएलीहरू एक जना मरेको मानिसलाई गाड्दै थिए अनि तिनीहरूले सैनिकहरूको त्यस दललाई देखे। इस्त्राएलीहरूले हतार-हतार एलीशाको चिहानमा लाश फ्याँके अनि भागे। तर मरेको मानिस एलीशाको हड्डी छुने बित्तिकै जिउँदो भयो र आफ्नो खुट्टामा उभियो।

योआश इस्त्राएलका शहरहरू फेरि जिच्छन्

22 योआहाजले शासन गरेको समयमा अरामका राजा हजाएलले इस्त्राएलमाथि संकट सृष्टि गरे।

23 तर परमप्रभु इस्त्राएलीहरू प्रति दयालु हुनुहुन्थ्यो। परमप्रभुले दया अनि कृपा इस्त्राएलीहरूलाई देखाउनु भयो। अब्राहाम इसहाक र याकूबसितको आफ्नो करारको कारण परमप्रभुले इस्त्राएलीहरूलाई अझसम्म नष्ट अथवा टाढा फ्याँकन चाहान्दैन थिए।

24 हजाएल, अरामका राजा मरे र ऊ पछि उनका छोरा बेनहदद राजा भए।

25 मर्न अघि हजाएलले योआशका पिता योआहाजबाट युद्धमा केही शहर लिएका थिए। तर अहिले योआश योआशले ती शहरहरू हजाएलका छोरा बेनहददबाट लिए। योआशले बेनहददलाई तीन पटक परास्त गरे अनि इस्त्राएलका शहरहरू फिर्ता लिए।

14

अमस्याह यह्दामा आपनो शासन शुरू गर्छन्

- 1 यह्दाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहजका छोरा योआशको शासनकालको दोस्रो वर्ष राजा भए।
- 2 जब उनले शासन गर्न शुरू गर्दा अमस्याह पच्चीस वर्षका थिए। अमस्याहले यश्शलेममा उन्नतीस वर्ष शासन गरे। अमस्याहकी आमा यहोअदीन यश्शलेमकी थिइन्।
- 3 अमस्याहले ती कामहरू गरे जो परमप्रभुले सही भन्नुभएको थियो, तर उनले आफ्ना पुर्खा दाऊदले जस्तै सम्पूर्ण रूपले परमेश्वरको अनुसरण गरेनन्। अमस्याहले ती सबै कामहरू गरे जो उनका पिता योआशले गरेका थिए।
- 4 उनले अग्लो ठाउँहरू नष्ट पारेनन्। मानिसहरू अझै ती पूजा स्थलहरूमा बलिहरू र धूपबलि जलाउने गर्दथे।
- 5 जुन समयमा अमस्याहले राज्यलाई कडा नियन्त्रणमा राखेका थिए, उनले अधिकारीहरूलाई मारे जसले उनका पितालाई मारेका थिए।
- 6 तर उसले हयाराहरूका नानीहरूलाई मारेनन् किनभने मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका थिए। परमप्रभुले मोशाको व्यवस्थामा यस्तो आदेश दिनुभएको थियो, “माता-पिताहरूलाई उनका नानीहरूले केही गरेकोमा मारु नहुने। अनि नानिहरूलाई उनका माता-पिताहरूले केही गरेकोमा मारु हुने। एक जना मानिसहरूलाई उसले गरेको भूल काम वापत नै मात्र मारु पर्छ।”
- 7 अमस्याहले नूनको बेसीमा 10,000 एदोमीहरूलाई मारे। युद्धमा अमस्याहहरूले सेनालाई जिते अनि त्यस ठाउँको नाउँ “योत्केल” राखे। त्यो ठाउँ आजसम्म “योत्केल” भनिन्छ।

अमस्याह योआशको विरोधमा युद्ध चाहन्छन्

- 8 अमस्याहले इस्राएलका राजा यह्दा नाती, योआहाजका छोरा योआशकहाँ दूत पठाए। अमस्याहको सन्देश थियो, “आऊ, हामी आपस्तमा मुखामुख गरौं अनि युद्ध गरौं।”
- 9 इस्राएलका राजा योआशले यह्दाका राजा अमस्याहलाई उत्तर पठाए। योआशले भने, “लबानोनका एउटा काँडे झाडीले लबानोनकै देवदारुहरूले खबर पठायो। यसले भन्यो, ‘तिमीले आफ्नी छोरी मेरो छोरोलाई बिवाह गर्न देऊ।’ तर लबानोनको एउटा जंगली जनावर त्यहाँ त्यतै तिरबाट गयो अनि काँडे झाडीलाई कुल्चि दियो।
- 10 साँचो हो, तिमीले एदोमलाई जितेका छौ। तर एदोमलाई जितेको कारणले गर्दा तिमी घमण्डी भएका छौ। तर घरमा नै बस र खुशी मनाऊ। आफ्नो लागि संकट सृष्टि नगर। यदि तिमी यस्तो गर्छौ, तिमी लड्ने छौ अनि तिमीसँगै यह्दाको पतन हुनेछ।”
- 11 तर अमस्याहले योआशको चेतावनी नसुने जस्तो गरे। यसकारण इस्राएलका राजा योआश यह्दाको वेतशेमेशमा यह्दाका राजा अमस्याहको विरोधमा युद्ध गर्न हिँडे।
- 12 इस्राएलले यह्दालाई परास्त गर्यो। यह्दा घरतिर भाग्यो।
- 13 वेतशेमेशमा, योआश, इस्राएलका राजाले अहज्याहका नाति र योआशका छोरोले, यह्दाका राजा अमस्याहलाई बन्दी बनाए। योआशले 400 हातको यश्शलेमको भित्ता एभ्रमद्वारा देखि कुनाको द्वारसम्म भत्काए।
- 14 तब योआशले परमप्रभुको मन्दिर र राजाको महलको भन्डारबाट सबै सुन चाँदी र सबै भाँडा-कुँडाहरू लगे। योआशले मानिसहरूलाई बन्दीको रूपमा पनि लगे। तब योआश समारिया फर्के।
- 15 सबै महान कार्यहरू योआशले गरे जसमा उनले यह्दाका राजा अमस्याहको विरोधमा कसरी युद्ध गरे। इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
- 16 योआश मरे अनि उनलाई पुर्खाहरू सँगै गाडियो। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो। योआशका छोरा यारोबाम उनीपछि नयाँ राजा भए।

अमस्याहको मृत्यु

- 17 यह्दाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहाजका छोरा योआशको मृत्युपछि 15 वर्ष बाँचे।
- 18 सबै कुराहरू जो अमस्याहले गरे यह्दाका राजाहरूको इतिहासमा लेखिएको छ।
- 19 मानिसहरूले येश्शलेममा अमस्याहको विस्मृता षड्यन्त्र बनाए। अमस्याह लाकीशतिर भागे। तर मानिसहरूले अमस्याहको पछि केही मानिसहरू लाकीशमा पठाए र तिनीलाई त्यही ठाउँमा मारे।
- 20 मानिसहरूले अमस्याहको लाश घोडाहरूमा ल्याए। अमस्याहलाई दाऊदको शहरमा उनका पिता-पुर्खाहरूसँगै गाडे।

अजर्याह यह्दाका आपनो शासन शुरू गर्छन्

- 21 तब यह्दाका सबै मानिसहरू अजर्याहलाई नयाँ राजा बनाए अजर्याह 16 वर्षका थिए।
- 22 यसकारण राजा अमस्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। तब अजर्याहले एलतलाई फेरि राजा बनाए अनि यसलाई यह्दामा फर्काइदिए।

यारोबाम दोस्रो इस्राएलमा आफ्नो शासन शुरू गर्छन्

- 23 इस्राएलका राजा योआशका छोरा यारोबामले यह्दाका राजा योआशका छोरा अमस्याहको शासनकालको पन्ध्रौं वर्षमा शासन शुरू गरे। यारोबामले 41 वर्ष शासन गरे।
- 24 यारोबामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यारोबामले नबातका छोरा यारोबामको पाप काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो।
- 25 यारोबामले इस्राएलको भूमि फिर्ता लिए जो लेबो हमात देखि अराबाको सागरसम्म फिजिएको थियो। यो त्यसरी नै भयो जस्तो इस्राएलका परमप्रभुले उहाँको दास अमितैक छोरा अगमवक्ता योना, गात हेपेरबाटकाले भन्नुभएको थियो।
- 26 परमप्रभुले त्यो देख्न भयो सबै इस्राएली, दास हुन वा स्वतन्त्र, संकटमा परेका थिए। इस्राएललाई मइत गर्न कोही मानिस थिएन।
- 27 परमप्रभुले इस्राएलको नाउँ संसारबाट हटाउनेछ भन्नुभएको थिएन यसकारण परमप्रभुले योआशका छोरा यारोबामलाई इस्राएलका मानिस बचाउनमा प्रयोग गरे।
- 28 सबै महान कामहरू जो यारोबामले गरे, इस्राएलका राजाहरूको इतिहास पुस्तकमा लेखिएको छ। यसमा यारोबामले इस्राएलका लागि दमीशक र हमात जितेर फिर्ता लिएको कथा सामेल छ। (यी शहरहरू यह्दाका थिए।)
- 29 यारोबाम मरे अनि उनलाई इस्राएलका उनका आफ्ना पुर्खाहरूसँगै गाडियो। यारोबामका छोरा जर्कयाह उनीपछि नयाँ राजा भए।

15

यहदाका अजर्याहको शासन

- 1 यहदाका राजा अमस्याहका छोरा अजर्याह इस्राएलका राजा यारोबामको शासन कालको सताईसौं वर्षमा राजा भए।
- 2 अजर्याह 16 वर्षका थिए जब उनले शासन गर्न शुरू गरे। उनले यरूशलेममा 52 वर्ष शासन गरे। अजर्याहकी आमाको नाउँ यकोल्याह थियो, उनी यरूशलेमकी थिइन,
- 3 अजर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले उचित भन्नुभएको थियो, जस्तो उनका पिता अमस्याहले गरेका थिए। अजर्याहले उनका पिता अमस्याहले गरेको कार्यहरूनै अनुसरण गरे।
- 4 तर उनले अग्ला ठाउँहरू ध्वंस पारेनन्। मानिसहरू अझै ती पूजास्थलहरूमा बलिदानहरू धूपबलिहरू जलाउने गर्दथे।
- 5 परमप्रभुले राजा अजर्याहलाई कोर लागेको रोगी बनाउनुभयो। उनी बाचुन्जेलसम्म कोरी भए। अजर्याह बेग्लै घरमा बसे गर्दथे। राजाका छोरा योताम राजाको महलको हेरचाह गर्दथे अनि मानिसहरू न्याय विचार गर्दथे।
- 6 सबै कुराहरू जो अजर्याहले गरेका थिए, यहदाका राजाहरूका इतिहासमा लेखिएको छ।
- 7 अजर्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडियो। अजर्याहका छोरा योताम उनीपछि, नयाँ राजा भए।

इस्राएलका जकर्याहको छोटो शासन

- 8 यारोबामका छोरा जकर्याहले इस्राएलको सामरियामा छ महीना शासन गरे। यो समय यहदाका राजा अजर्याहको शासनकालको अड्तीसौं वर्ष थियो।
- 9 जकर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले ती कामहरू गरे जो पुर्खाहरूले गरेका थिए। उनले नबातका छोरा यारोबामले गरेको पापको काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो।
- 10 याबेशका छोरा शल्लूमले जकर्याहको विरोधमा षड्यन्त्र गरे। शल्लूमले इबलियममा जकर्याहलाई मारे। शल्लूस उनीपछि नयाँ राजा भए।
- 11 सबै अरू कामहरू जति जर्याहले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
- 12 यस प्रकार परमप्रभुको बचन सँचो भयो। परमप्रभुले येह्ललाई भन्नुभएको थियो, उसको सन्तानका चार पुस्ताहरू इस्राएलका राजाहरू हुनेछन्।

इस्राएलका शल्लूमको छोटो शासन

- 13 याबेशका छोरा शल्लूम यहदाका राजा उज्जियाहको शासनकालको 39 औं वर्षमा इस्राएलका राजा भए। शल्लूमले सामरियामा एक महीना राज्य गरे।
- 14 गादीका छोरा मनहेम तिस्राबाट सामरियामा आए। मनहेमले याबेशका छोरा शल्लूमलाई मारे। तब उनीपछि, मनहेम नयाँ राजा भए।
- 15 शल्लूमले गरेका सबैकामहरू, जकर्याहलाई मारे उसको षड्यन्त्र समेत, इस्राएलका राजाहरूको इतिहास भन्ने पुस्तकमा लेखिएको छ।

इस्राएलका मनहेमको शासन

- 16 शल्लूमको मृत्युपछि मनहेमले तिप्पूह र यसको वरिपरिको क्षेत्रलाई परास्त गरे। मानिसहरूले उनका लागि शहरकाद्वारा खोल्न मानेनन् यसकारण मनहेमले तिनीहरूलाई परास्त गरे अनि शहरका सबै गर्भवती आइमाइहरूको गर्भ तुवाइँदिए।
- 17 गादीका छोरा मनहेम यहदाका राजा अजर्याहको शासन कालको 39 औं वर्षमा इस्राएलका राजा भए। सामरियामा मनहेमले दश वर्ष शासन गरे।
- 18 मनहेमले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। मनहेमले नबातका छोरा यारोबामले गरे जस्तो पाप कामबन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।
- 19 अश्रूका राजा पूल इस्राएलको विरुद्धमा युद्ध गर्न आए। मनहेमले पूललाई 1,000 तोडा चाँदी दिए, उनले यस्तो गरे जसले गर्दा उसको राज्य बलियो बनाउन पूलबाट सहायता पाउन।
- 20 मनहेमले सबै धनी र शक्तिशाली मानिसहरूलाई कर दिन लगाए धन संग्रह गरे। मनहेमले उनले प्रत्येक मानिसबाट पचास शेकेल चाँदी कर लिए। त्यसपछि मनहेमले अश्रूका राजालाई धन दिए। यस प्रकार अश्रू त्यहाँबाट गए अनि इस्राएलमा बसेनन्।
- 21 सबै कुराहरू जो मनहेमले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
- 22 मनहेम मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनहेमका छोरा पकहिया उनीपछि नयाँ राजा भए।

इस्राएलका पकहियाको शासन

- 23 मनहेमका छोरा पकहियाह यहदाका राजा अजर्याहको शासनकालको 50 औं वर्षमा सामरियामा इस्राएलका राजा भए। पकहियाहले दुई वर्ष शासन गरे।
- 24 पकहियाहले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पकहियाहले नबातका छोरा यारोबामले गरे जस्तो पाप काम बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।
- 25 पकहियाह रमल्याहका छोरा, पकहियाहको सैनिक सेनापति थिए। पकहिले पचास जना गिलादी मानिसहरू उनीसँग लगे र पकहियाहलाई अर्गम र एरिहसँगै सामरियामा राजमहल भित्र मारे। तब पकह नयाँ राजा भए।
- 26 सबै कामहरू जे जति पकहियाहले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

इस्राएलमा पकहको शासन

- 27 रमल्याहका छोरा पकहले यहदाका अजर्याहको शासन काल 52 औं वर्षमा सामरियामा इस्राएलमाथि शासन गरे। पकहले 20 वर्ष शासन गरे।
- 28 पकहले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पकहले नबातका छोरा यारोबामले गरेको पापकाम बन्द गरेनन् जसले इस्राएलमा पाप बढ्यो।
- 29 अश्रूका राजा तिलत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पकह भएको समय थियो। तिलत पिलेसेर इय्द्योन, आबेल-बेन्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नतालीका सबै क्षेत्रहरू वसमा लिए। तिलत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्रू लगे।
- 30 एलाका छोरा होशेले रमल्याहका छोरा पकहको विरोधमा योजनाहरू बनाए। होशेले पकहलाई मारे। त्यसपछि होशे नयाँ राजा भए। यस्तो यहदाका राजा उजियाहका छोरा योतामको शासनकालको 20 औं वर्षमा भयो।
- 31 सबै कुराहरू जे जति पकहले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

- यहूदाया योताम शासन गर्छन्
 32 उजियाहका छोरा योताम यहूदाका राजा भए। रमल्याहका छोरा पेकह इस्राएलका राजा हुँदा दोस्रो वर्षमा यस्तो भयो।
 33 योताम 25 वर्षका थिए जब तिनी राजा भए। योतामले यस्शलेममा 16 वर्ष शासन गरे। योतामकी आमाको नाउँ यस्शा थियो, तिनी सादोकेकी छोरी थिइन्।
 34 योतामले आफ्ना पिता उजियाह जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो।
 35 तर उनले अम्ला ठाउँहरूमा भएका बालका मूर्ति भत्काएनन्। मानिसहरू अझै ती अम्ला पूजास्थलहरूमा बलिदानद्वारा दिने गर्द थिए अनि धूपबलिहरू जलाउने गर्दथे। योतामले परमप्रभुको मन्दिरको माथिल्लो ढोका बनाए।
 36 सबै कुराहरू जे जति योतामले गरे यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
 37 त्यस समयमा परमप्रभुले रमल्याहका छोरा पेकह र अरामका राजा रसीनलाई यहूदाको विरोधमा युद्ध गर्न पठाउनुभयो।
 38 योताम मेरे अनि उनका पुर्खाहरूसँगै गाडियो। योतामलाई आफ्ना पुर्खा दाऊदशहरमा गाडियो। योतामका छोरा आहाज उनीपछि नयाँ राजा भए।

16

आहाज यहूदाका राजा हुन्छन्

- योतामका छोरा आहाज पेकह रमल्याहका छोराको शासनकालको 17 औं वर्षमा यहूदाका राजा भए।
- आहाज 20 वर्षका थिए जब तिनी राजा भए। आहाजले यस्शलेममा 16 वर्ष शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्ता थिएनन् आहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो।
- आहाजले इस्राएलका राजाहरू जस्तै जीवन बिताए। उनले आफ्नो छोरालाई आगोमा बलि दिए। उनले राष्ट्रमा घोर पापको नक्कल गरे जसलाई परमप्रभुले इस्राएलीहरू आएको बेला देश छोड्न लगाउनुभयो।
- आहाजले अम्ला ठाउँहरू, पहाडको शिखर र प्रत्येक हरियो स्थल बलिदानहरू अनि धूपबलिहरू जलाउँथे।
- अरामका राजा रसीन अनि इस्राएलका राजा रमल्याहका छोरा पेकह यस्शलेमको विरोधमा युद्ध गर्न आए, रसीन अनि पेकहले आहाजलाई घेरे तर जित्र सेकनन्।
- त्यस समयमा अरामका राजा रसीनले अरामका लागि एलत फिर्ता लिए। रसीनले यहूदाका सबै मानिसहरूलाई धपाए जो एलतमा थिए। अरामीहरू एलतमा बस्न थाले अनि तिनीहरू आज पनि त्यहाँ बस्दैछन्।
- आहाजले अशूरका राजा तिलत पिलेसेरकहाँ दूतहरू पठाए। सन्देश थियो: “म तिम्रो सेवक हूँ। म तिम्रो छोरा जस्तै हूँ आऊ अनि अरामका राजा तथा इस्राएलका राजाबाट मलाई बचाऊ। तिनीहरू मसित युद्ध गर्न आएका छन्।”
- आहाजले परमप्रभुको मन्दिर अनि राजाको घरको भन्डारमा भएको चाँदी र सुन निकाले। त्यसपछि आहाजले अशूरका राजालाई एउटा उपहार पठाए।
- अशूरका राजाले आहाजको कुरा सुने। अशूरका राजा दमीशकको विरोधमा युद्ध गर्न गए। राजाले शहर दखल गरे अनि दमीशकका मानिसहरूलाई बन्दी बनाए किर लगे र उनले रसीनलाई पनि मारे।
- राजा आहाज अशूरका राजा तिलत पिलेसेरसँग भेट गर्न दमीशक गए। आहाजले दमीशक मा वेदी देखे। राजा आहाजले यस वेदीको नमूना र ढाँचा पूजाहारी ऊरियाहकहाँ पठाए।
- तब पूजाहारी उरियाहले दमीशकबाट आहाजले पठाएको नमूना जस्तै एउटा वेदी बनाए। पूजाहारी उरियाहले यस प्रकारको वेदी राजा आहाज दमीशकबाट फर्किनु अघि बनाए।
- जब राजा दमीशकबाट फर्किए उनले वेदी देखे। उनले वेदीमा बलिहरू चढाए।
- वेदीमा उनले आहाजले होमबलि अनि अन्नबलि चढाए। उनले आफ्नो अर्धबलि चढाए पनि अनि त्यस वेदीमा मेलबलिको रगत छर्किने काम गरे।
- आहाजले मन्दिरको सामु परमप्रभु अघि भएको काँसाको वेदी हटाए। यो काँसाको वेदी आहाजको वेदी अनि परमप्रभुको मन्दिरको माझमा थियो। आहाजले काँसाको वेदीलाई आफ्नो वेदीको उत्तर तिर राखे।
- आहाजले पूजाहारी उरियाहलाई एउटा आदेश दिए। उनले भने, “यस देशका मानिसहरूले बिहान होमबलि, बेलुकी अन्नबलि राजाको होमबलि राजाको अन्नबलि अनि साधारण मानिसहरूको होमबलि अन्नबलिहरू पेय बलिहरू चढाउँदा तूले वेदी प्रयोग गर। तूले वेदीमा बलिदान र अरू बलिहरूको रगत छर्केन। तर म परमेस्वरसँग प्रार्थना सोध्न काँसाको वेदी प्रयोग गर्नेछु।”
- उरियाह पूजाहारीले सबै काम गरे जस्तो राजा आहाजले आदेश दिएका थिए।
- काँसाका पाटाहरू भएका गोसगाडिहरू र हात धुने भाँडाहरू पूजाहारीहरूका लागि थिए। राजा आहाजले सबै पाटाहरू तथा भाँडाहरू निकाले। उनले तूले खँडुकुला पनि निकाले जसको तल काँसाका गोसहरू उभिएका थिए। उनले तूले खँडुकुलो ढुङ्गाको आधारमाथि राखे।
- कमीहरूले विश्राम दिनको सभाका लागि मन्दिरभित्र एउटा छापको ठाउँ बनाए। आहाजले राजाको बाहिरी प्रवेशद्वार पनि हटाए। आहाजले यी सबै परमप्रभुको मन्दिरबाट निकाले। आहाजले यस्तो काम अशूरका राजाको कारणले गर्दा गरे।
- सबै, कुराहरू जे जति आहाजले गरे यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
- आहाज मेरे अनि उनलाई दाऊदशहरमा पुर्खाहरूसँगै गाडियो। आहाजका छोरा हिजकियाह उनीपछि नयाँ राजा भए।

17

होशे इस्राएलमा आफ्नो शासन शुरू गर्छन्

- एलका छोरा होशेले सामरियामा इस्राएलमाथि शासन शुरू गरे। यो समय यहूदाका राजा आहाजको शासनकालको 12 औं वर्ष थियो। होशेले नौ वर्ष शासन गरे।
- होशेले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। तर होशे अघि शासन गर्ने इस्राएलका राजाहरू जस्तो खराब थिएनन्।
- अशूरका राजा शलमनेसेर होशेको विरोधमा युद्ध गर्न आए। शलमनेसेरले होशेलाई पराजित गरे अनि होशे उनको सेवक भए। यस प्रकार होशेले शलमनेसेरलाई कर तिर्न थाले।
- पछि होशेले मिश्रका राजालाई मद्दत माग्नु दूत पठाए। त्यस राजाको नाउँ सो थियो। त्यस वर्ष होशेले अशूरका राजालाई प्रत्येक वर्ष दिए जस्तै कर दिएनन्। अशूरका राजाले थाहापए, होशेले उनको विरोधमा पड्यन्त्र रचेका छन्। यस कारण अशूरका राजाले होशेलाई बन्दी बनाए अनि जेलमा थुने।

- 5 अशूरका राजाले इझाएलमा धेरै ठाउँहरूमा आक्रमण गरे। त्यसपछि तिनी सामरिया आए। उनले सामरियाको विरोधमा तीन वर्ष युद्ध गरे।
- 6 अशूरका राजाले इझाएलका राजा होशेको नवौं वर्षको अवधिमा सामरियालाई कब्जामा लिए। अशूरका राजाले धेरै इझाएलीहरूलाई पक्रे र बन्दीको रूपमा अशूर लगे। उनले तिनीहरूलाई हलहमा गोजान, नदीको किनार हाबोर र माहीहरूका शहरहरूमा छोडी दिए।
- 7 यस्ता घटनाहरू भए किनभने इझाएलीहरूले परमप्रभु तिनीहरूको परमेश्वरको विरुद्धमा पाप काम गरेका थिए। जसले तिनीहरूलाई मिश्र भूमिबाट बाहिर निकालेर ल्याउनु भएको थियो। परमप्रभुले तिनीहरूलाई मिश्रका राजा फिरऊनको कब्जाबाट बचाउनुभएको थियो। तर इझाएलीहरूले अरू देवताहरूको पूजा गर्न थाले।
- 8 तिनीहरू त्यही कुराहरू गर्न थाले जो अरू मानिसहरू गर्दथे। र परमप्रभुले ती मानिसहरूलाई भूमि छोड्न बाध्य गराए जब इझाएलीहरू आए। इझाएलीहरूका राजाहरूले पनि तिनीहरूलाई गलत काम गर्न लगायो।
- 9 इझाएलीहरूले लुकेर आफ्ना परमेश्वरको विरोधमा कामहरू गर्न थाले। अनि ती कामहरू झूटा थिए।
- 10 इझाएलीहरूले सानो शहरदेखि ठूलो शहरसम्म सबै शहरहरूमा अग्ला ठाउँहरू बनाए।
- 11 इझाएलीहरूले प्रत्येक अग्लो पहाडमाथि अनि प्रत्येक हरियो रूखमुनि स्मारक ढुङ्गा अशेर खाँबो खडा गरे।
- 12 इझाएलीहरू ती सबै पूजा स्थलहरूमा धूपबलि बाल्ने गर्दथे। तिनीहरूले यी कामहरू ती राष्ट्रहरू जस्तै गरे जसलाई परमप्रभुले उनीहरूको सामुने देश त्याग्न बाध्य गराउनुभएको थियो। इझाएलीहरूले दुष्ट कामहरू गरे जसले परमप्रभुलाई रिस उठायो।
- 13 तिनीहरूले देवमूर्तिहरूको सेवा गरे। अनि परमप्रभुले इझाएलीहरूलाई भन्नुभएको थियो, “तिमीले यस्तो काम गर्नु हुँदैन।”
- 14 परमप्रभुले प्रत्येक आगमकका र दर्शीलाई प्रयोग गरेर इझाएल र यहूदालाई चेतानी दिनुभएको थियो। परमप्रभुले भन्नुभयो, “तिमीले गरेको नीच कामबाट टाढा बस। मेरा आदेश र विधिहरू पालन गर। सबै नियमहरू पालन गर जो मैले तिम्रा पुर्खाहरूलाई दिएको थिएँ। मैले यो नियम तिमीलाई दिनका लागि मेरा सेवक आगमवक्ताहरूलाई काममा लगाएँ।”
- 15 तर मानिसहरूले सुनेनन्। तिनीहरू आफ्ना पुर्खाहरू जस्तै ढीठ थिए। तिनका पुर्खाहरूले आफ्नो परमेश्वरमाथि विश्वास गरेनन्।
- 16 मानिसहरूले परमप्रभुको नियम र पुर्खाहरूसँग भएको उहाँको करार मान्न स्वीकारेनन्। तिनीहरू परमप्रभुको चेतानी सुन्न तयार भएनन्। तिनीहरूले देवमूर्तिहरूको पूजा गरे जो कामै नलान्ने थिए अनि तिनीहरू आफै पनि काम नलान्ने भए। तिनीहरू आफ्ना वरिपरि भएका राष्ट्रहरूका मानिसहरू जस्तै जीवन यापन गर्न थाले। तिनीहरूले त्यस्तै खराब कामहरू गरे। अनि परमप्रभुले इझाएलका मानिसहरूलाई चेतानी दिनुभएको थियो। परमप्रभुले तिनीहरूलाई त्यस्ता खराब कामहरू नगर्नु भन्नुभएको थियो।
- 17 मानिसहरूले आफ्ना परमेश्वरको आदेश अनुसरण गर्न बन्द गरे। तिनीहरूले दुइवटा सुनको बाछाका मूर्तिहरू बनाए। तिनीहरूले अशेरा खाँबो बनाए। तिनीहरूले आकाशका सबै ताराहरूको पूजा गरे अनि बालको सेवा गरे।
- 18 तिनीहरूले आफ्ना छोरा छोरीहरू आगोमा बलि दिए। तिनीहरूले भविष्यको जानकारी प्राप्तका लागि तंत्र-मंत्र जादू-प्रेत, विद्याको प्रयोग गरे। तिनीहरूले त्यस्तो काम गर्नका लागि आफूलाई बेचे जसलाई परमप्रभुले नराप्नो भन्नुभएको थियो। तिनीले यस्तो काम परमप्रभुको रिस जगाउनका लागि गरे।
- 19 यस कारण परमप्रभु इझाएलमाथि सधैं रिसाउनुभयो अनि आफ्नो नजर देखि टाढामा राख्नुभयो। यहूदाका परिवार समूहबाहेक कोही इझाएली रहेको थिएन।

यहूदाका मानिसहरू पनि दोषी छन्

- 19 तर यहूदाका मानिसहरूले आफ्ना परमप्रभुको आदेश पालन गरेनन्। यहूदाका मानिसहरूले इझाएलका मानिसहरू जस्तै जीवन यापन गरे।
- 20 परमप्रभुले इझाएलका सबै मानिसहरूलाई अस्वीकार गर्नुभयो। उहाँले तिनीहरूमाथि धेरै संकटहरू ल्याउनुभयो अनि, अन्तमा उहाँले तिनीहरूलाई बाहिर पार्नका लागि दिनुभयो अनि आफ्नो नजरबाट बाहिर राख्नुभयो।
- 21 परमप्रभुले इझाएललाई दाऊदको परिवारबाट छुट्ट्याउनुभयो अनि इझाएलीहरूले नाबाटका छोरा यारोवामलाई आफ्नो राजा बनाए। यारोवामले इझाएलीहरूलाई परमप्रभुको अनुसरण गर्न नदिएर टाढा राखे यारोवामले इझाएलीहरूलाई ठुलो पाप गर्न लगाए।
- 22 यस प्रकार इझाएलीहरूले सबै पाप कामहरू अनुसरण गरे जो यारोवामले गरे। तिनीहरूले ती पाप कामहरू परमप्रभुले इझाएललाई नजरबाट पर नार्नुजेल सम्म बन्द गरेनन्।
- 23 अनि परमप्रभुले भन्नुभयो यस्तो हुनेछ। उहाँले आफ्ना आगमवक्ताहरू मानिसहरूलाई यस्तो भन्न पठाउनुभयो। यसकारण इझाएलीहरूलाई आफ्नो देशबाट बाहिर अशूर पुर्याइयो अनि तिनीहरू आजसम्म त्यही छन्।

सामरियेली मानिसहरूको शुरूआत

- 24 अशूरका राजाले इझाएलीहरूलाई सामरियाबाट बाहिर लगे। त्यसपछि अशूरका राजाले बाबेल कृता, अरूबा, हमात र सपर्वेमाबाट मानिसहरू ल्याए। उनले ती मानिसहरूलाई सामरियामा बस्न लगाए। ती मानिसहरूले सामरियामा अधिकार जमाए अनि वरिपरि शहरहरूमा बस्न थाले।
- 25 सबै ती मानिसहरू सामरियामा बस्न थाले। तिनीहरूले परमप्रभुको सम्मान गरेनन्। यसकारण परमप्रभुले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाउनुभयो। ती सिंहहरूले ती मानिसहरूमध्ये केहीलाई मारे।
- 26 केही मानिसहरूले अशूरका राजालाई भने, “ती मानिसहरू जसलाई तिमीले लगेयो अनि सामरियाका शहरहरूमा बस्न लगायो। त्यस देशका देवताको नियमहरू जान्दैनन्। यसकारण देवताले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाए। सिंहहरूले ती मानिसहरूलाई मारे किन भने तिनीहरू त्यस देशका देवताको नियम जान्दैन थिए।”
- 27 यसकारण अशूरका राजाले यस्तो आदेश दिए: “तिमीले सामरियाबाट केही पूजाहारी ल्याउ। ती पूजाहारीहरूमध्ये एक जनालाई पठाऊ जसलाई बन्दी बनाएर सामरिया लगेको थिए। त्यो पूजाहारी जाओस् अनि त्यही बसोस। तर त्यस पूजाहारीले मानिसहरूलाई त्यस देशको देवताको नियम पढाउन सक्नेछन्।”
- 28 यसकारण पूजाहारीहरूमध्ये एक जना जसलाई अशूरहरूले सामरियाबाट ल्याएका थिए, उनी बेतेलमा बस्न आए। यस पूजाहारीले मानिसहरूलाई कसरी तिनीहरूले परमप्रभुको सम्मान गर्नुपर्छ बताए।
- 29 तर ती सबै मानिसहरूले आ-आफ्नो देवताहरू बनाए अनि अग्लो ठाउँहरूमा भएका मन्दिरहरूमा तिनीहरूलाई स्थापित गरे जो सामरिहरूले बनाएका थिए। ती मानिसहरूलाई यस्तै गरे जहाँ-जहाँ तिनीहरू बस्थे।
- 30 बाबेलका मानिसहरूले झूटा देवता सुनकोत-बनोत बनाए। कृतका मानिसहरूले झूटा देवता नेगेल बनाए। हमातका मानिसहरूले झूटा देवता अशीमा बनाए।
- 31 अरूबाका मानिसहरूले झूटा देवता नेभज र तर्ताक बनाए अनि सपर्वेका मानिसहरूले आफ्ना झूटा देवताहरूको सम्मान गर्नका लागि आफ्ना नानीहरू आगोमा जलाए। झूटा देवताहरू अद्रमेलक र अनमेलक थिए।

- 32 तर ती मानिसहरूले परमप्रभुको पनि आराधना गरे। तिनीहरूले मानिसहरूबाट अग्ला पूजा स्थलका लागि पूजाहारीहरू रोजे। ती पूजाहारीहरूले ती पूजा स्थलहरूमा मन्दिरभित्र मानिसहरूका लागि बलि दिए।
- 33 तिनीहरूले परमप्रभुको आदर गरे तर तिनीहरूले आफ्ना देवताहरूको पनि सेवा गरे। ती मानिसहरू आफ्ना देवताहरूको सेवा त्यसरी नै गर्दथे जसरी तिनीहरू ती देशमा गर्दथे जहाँबाट तिनीहरूलाई ल्याइयो।
- 34 आजसम्म ती मानिसहरू त्यसरी बस्छन् जसरी तिनीहरू अतीतमा बसेका थिए। तिनीहरूले परमप्रभुको डर मान्छन् नत भक्ति नै गर्छन्। तिनीहरूले नियमको, निर्देशन, व्यवस्था अथवा आदेशहरू जुन परमप्रभुले याक्बको सन्तानहरूलाई दिएको थियो पालन गर्दैनन्।
- 35 परमप्रभुले इष्ट्राएलका मानिसहरूसँग एउटा करार गर्नुभयो। परमप्रभुले तिनीहरूलाई आदेश दिनुभयो, “तिमीहरूले अरू देवताहरूको आदर नगर। तिमीहरूले तिनीहरूको पूजा गर्नु हुँदैन, सेवा गर्नु हुँदैन अथवा बलि चढाउनु हुँदैन।
- 36 तर तिमीहरूले परमप्रभुको अनुसरण गर्नु पर्छ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ जसले तिमीलाई मिश्रबाट बाहिर ल्याउनुभयो। परमप्रभुले तिमीलाई बचाउनका लागि आफ्नो महाशक्ति प्रयोग गर्नुभयो। तिमीले परमप्रभुको आराधना गर्नुपर्छ अनि उहाँका लागि बलि चढाउनु पर्छ।
- 37 तिमीले विधिहरू, नियमहरू, उपदेशहरू तथा आदेश पालन गर्नु पर्छ जो उहाँले तिम्रो निम्ति लेख्नुभएको थियो। तिमीले यी कुराहरू सँधैँ हर समय पालन गर्नु पर्छ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन।
- 38 तिमीले त्यो करार बिसिनु हुँदैन जो मैले तिमीहरूसित गरेको थिएँ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन।
- 39 तिमीले परमप्रभु तिनीहरूको परमेश्वरको मात्र डर मान्नु पर्छ अनि आदर गर्नुपर्छ। तब उहाँले तिमीलाई तिम्रा सबै शत्रुहरूबाट बचाउनु हुनेछ।”
- 40 तर इष्ट्राएलीहरूले सुनेनन्। तिनीहरू त्यही कामहरू गरिनैहे जस्तो पहिला गर्दथे।
- 41 यस प्रकार अहिले अरू राष्ट्रहरू परमप्रभुको सम्मान गर्छन् तर तिनीहरू आफ्ना देवताका मूर्तिहरूको पनि सेवा गर्दछन्। तिनका छोरा छोरी र नाता नातिनीहरू त्यही काम गर्छन् जो उनका पुर्खाहरू गर्दथे। तिनीहरू अबै पनि ती कामहरू गर्छन्।

18

हिजकियाह यहूदामा आफ्नो शासन शुरू गर्छन्

- 1 आहारजका छोरा हिजकियाह यहूदका राजा थिए। एलाका छोरा होशे इष्ट्राएलका राजा हुँदा तेस्रो वर्षमा हिजकियाहले शासन गर्न शुरू गरे।
- 2 हिजकियाह 25 वर्षका थिए जब उनले शासन गर्न शुरू गरे। हिजकियाहले यरूशलेममा 29 वर्ष शासन गरे। उनका आमा जक्यर्हका छोरीको नाउँ अबी थियो।
- 3 हिजकियाहले ती कामहरू गरे आफ्ना पुर्खा दाऊद जस्तै जो परमप्रभुले सही भन्नुभएको थियो।
- 4 हिजकियाहले अग्ला ठाउँहरू भत्काए। उनले स्मारक ढुङ्गाहरू फारे अनि अशरारोत खोँमाहरू ढाले। त्यस समयमा इष्ट्राएलका मानिसहरूले मोशाला बनाइएको काँसाको साँपका लागि धूपबलि जलाउने गर्दथे। यस काँसाको साँपलाई “नेहुतान” भनिन्थ्यो हिजकियाहले यस काँसाको साँपलाई टुक्रा-टुक्रा पारे किनभने मानिसहरूले त्यस सापको पूजा गरिरहेका थिए।
- 5 हिजकियाहले परमप्रभु इष्ट्राएलका परमेश्वरमाथि विश्वास गर्दथे। यहूदका राजाहरूमा उनी अघि अथवा पछि हिजकियाह जस्तो व्यक्ति कोही भएन।
- 6 हिजकियाह परमप्रभुप्रति साँझै नै विश्वासी थिए। उनले परमप्रभुको अनुसरण गर्न छोडेनन्। उनले आदेशहरू पालन गरे जो परमप्रभुले मोशालाई दिनुभएको थियो।
- 7 परमप्रभु हिजकियाहसँग हुनुहुन्थ्यो। हिजकियाह प्रत्येक काममा सफल भए जो उनले गरे। हिजकियाह अशरूका राजाबाट अलग भए। हिजकियाहले अशरूका राजाको सेवा गर्न बन्द गरे।
- 8 हिजकियाहले गाजासम्म तथा यसको वरिपरि पलिश्तीलीहरूलाई पराजित गरे। उनले सानो देखि ठूलो सबै पलिश्तीली शहरहरू पराजित गरे। अशरूहरू सामरिया दखल गर्छन्
- 9 अशरूका राजा शलमनेसेर सामरियाको विरोधमा युद्ध गर्न गए। उनको सैनिकले शहरलाई घेरे यो घटना यहूदका राजा हिजकियाहको शासन कालको चौथो वर्षमा भयो। (एलाका छोरा होशे इष्ट्राएलका राजा भएको सातौँ वर्ष पनि थियो।)
- 10 तेस्रो वर्षको अन्तमा, शलमनेसेरले सामरिया कब्जा गरे। उनले सामरियालाई यहूदका राजा हिजकियाहको छैटौँ वर्षमा कब्जा गरे। (यो इष्ट्राएलका राजा होशे भएको नवौँ वर्ष थियो।)
- 11 अशरूका राजाले इष्ट्राएलीहरूलाई बन्दी बनाए अशरू लगे। उनले तिनीहरूलाई हाबीर (गोजान नदी) किनारमा हलह र मादीमा बसाए।
- 12 यस्तो घटना भयो किनभने इष्ट्राएलीहरूले परमप्रभु आफ्नो परमेश्वरको अनुसरण गरेनन्। तिनीहरूले परमप्रभुको करारलाई मानेनन्। तिनीहरूले ती सबै कुराहरू मानेनन् जो परमप्रभुका सेवक मोशाले आदेश दिएका थिए। इष्ट्राएलका मानिसहरूले परमप्रभुको करार नसुने जस्तो गरे न त ती कामहरू गरे करारमा उनीहरूलाई गर्न भनिएको थियो।
- अशरू यहूदालाई लिन तयार हुन्छ
- 13 हिजकियाहको शासनकालको 14औँ वर्षमा अशरूका राजा सनहेरीब यहूदका सबै शक्तिशाली शहरहरूको विरोधमा युद्ध गर्न गए। सनहेरीबले ती सबै शहरहरू जिते।
- 14 तब यहूदका राजा हिजकियाहले अशरूका राजालाई लाकीशमा एउटा सन्देश पठाए। हिजकियाहले भने, “मैले भूल गरेको छु। मलाई एकलै छोडिदेऊ। तब तिमीले मागेको जे पनि तिम्रै तयार हुनेछु।”
- तब अशरूका राजाले यहूदका राजा हिजकियाहलाई 300 तोडा भन्दा बढी चाँदी तथा 30 तोडा भन्दा बढी सुन तिम्रै भने।
- 15 हिजकियाहले परमप्रभुको मन्दिर अनि राजाको खजानामा भएको चाँदी दिए।
- 16 त्यस समयमा हिजकियाहले परमप्रभुको मन्दिरको ढोकाहरू र चौखटहरूमा लगाइएका सुन उप्काए। राजा हिजकियाहले नै ती ढोकाहरू र चौखटहरूमा सुन जोड्ने काम गरेका थिए। हिजकियाहले ती सुन अशरूका राजालाई दिए।
- अशरूका राजा मानिसहरू यरूशलेम पठाउँछन्
- 17 अशरूका राजाले आफ्ना अत्यन्त महत्वपूर्ण तीनजना सेनापतिहरू विशाल सेनासँगै राजा हिजकियाहकहाँ यरूशलेम पठाए। ती मानिसहरू लाकीशबाट हिँडे अनि यरूशलेम पुगे। तिनीहरू माथिल्लो पोखरीको छेउको कुलो नजिक उभिए। माथिल्लो पोखरी धोबीको खेत जाने बाटोमा थियो।
- 18 यी मानिसहरूले राजालाई बोलाए। हिजकियाहका छोरा एल्याकीम (एल्याकीम राजाको महलको हेरचाह गर्दथे।) शेब्ना (मुख्य सचिव) र आसापका छोरा योआ (अभिलेखापाल) तिनीहरूसँग भेट गर्न बाहिर आए।
- 19 सेनापतिहरूमध्ये एक जनाले उनीहरूलाई भने, “अशरूका राजा, महाराजले जे भनेका छन्, हिजकियाहलाई भन:

‘तिमी केमाथि विश्वास गर्दछौ?’

20 तिम्ना वचनहरू अर्थहीन छन्। तिमी भन्छौ, “युद्धमा मलाई सघाउन तिमीसँग पर्याप्त सल्लाह र शक्ति छ।” तर तिमीलाई कसले विश्वास गर्छ किनभने तिमीले मेरो नियमको उल्लंघन गरेका छौ।

21 तिमी भौँचिएको बेटको लौरोको मद्दत लिँदै छौ। यो हिँड्ने लौरो मिश्र हो। यदि कोही मानिस यस लौरोको मद्दत लिन्छ भने यो भौँचिन्छ र हातउँदो गएर घाइते बनाउँछ। मिश्रका राजा त्यस्तै हुन ती मानिसहरूका लागि जो उनलाई विश्वास गर्छन्।

22 हुन सक्छ तिमी भन्ने छौ, “हामी परमप्रभु हाम्रा परमेश्वरमाथि विश्वास गर्दछौं।” तर म जान्दछु हिजकियाहले अमला ठाउँहरू र वेदीहरू हटाए जहाँ मानिसहरू परमप्रभुको आराधना गर्दथे हटाए। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेममा वेदीको अघि मात्र आराधना गर्ने छौ।”

23 ‘अब अशूरका राजा, हाम्रा मालिकसँग सम्झौता गर। म वचन दिन्छु, यदि तिमीले सवार गर्नेहरू भेटाउन सक्छौ भने म तिमीलाई 2,000 घोडाहरू दिनेछु।

24 तिमी मेरा मालिकका अधिकारीहरूमध्ये तल्लो स्तरका एक जना अधिकारीलाई परास्त गर्न सक्ने छैनौ। तिमी रथ र घोडाका सैनिकहरूका लागि मिश्रमाथि भर पर्छौ।

25 ‘म परमप्रभुको आदेश बिना यरूशलेमलाई नष्टपार्न आएको होइन। परमप्रभुले मलाई भन्नुभएको छ “यस देशको विरोधमा जाऊ अनि यसलाई नष्टपार।” ’ ”

26 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले सेनापतिलाई भने, “कृपया हामीसँग अरामी भाषामा कुरा गर। हामी त्यो भाषा बुझ्छौं। यहूदाको भाषामा हामीसँग कुरा नगर किनभने पर्खालमाथि उभिएका मानिसहरूले सुन्ने छन्।”

27 तर सेनापतिले तिनीहरूलाई भने, “मेरो मालिकले मलाई तिमी र तिम्ना राजासँग बोल्न मात्र पठाउनुभएको छैन। म अरू मानिसहरूसँग पनि कुरा गर्नेछु जो पर्खालमा बसिरहेका छन्। तिनीहरूले तिनीहरूको मल-मूत्र तिमीहरूसँगै नै खाने अनि पिउने छन्।”

28 तब सेनापति जोरसित हिब्रू भाषामा कुराए भने, “महाराजाधिराज, अशूरका राजाबाट यो सन्देश सुन।

29 राजा भन्दछन्, ‘हिजकियाहलाई मूर्ख बनाउन नदेऊ। उनले तिमीलाई मेरो शक्तिबाट बचाउन सक्दैनन्।

30 हिजकियाहले परमप्रभुप्रति तिमीहरू विश्वास गर्ने बनाउन नसकोस्।’ हिजकियाह भन्दछन्, ‘परमप्रभुले हामीलाई बचाउनु हुनेछ! अशूरकाले राजा यस शहरलाई परास्त गर्ने छैनन्।’

31 तर हिजकियाहका कुरा नसुन! अशूरका राजा यस्तो भन्दछन्;

‘मसित शान्ति सन्धि गर अनि मसँग मिला। तब तिमीहरूमध्ये प्रत्येकले आफ्नो आइफल, आफ्नै अञ्जीर फल अनि आफ्नै कपको पानी खान सक्ने छौ।

32 तिमीहरू यस्तो तबसम्म गर्न सक्ने छौ जबसम्म म आएर तिमीहरू टाढा आफ्नो देशमा लिएर जानु। यो ठाउँ अन्न र नयाँ दाखरस, गुहँ र अंड्रगर र अंडीर महको देश हो। तब तिमीहरू बाँच्ने छौ, मर्दैनौ। तर हिजकियाहका कुरा नसुन। उनी तिमीहरूको मन बदली गर्न चाहन्छन्। उनी भन्दैछन्। “परमप्रभुले हामीलाई बचाउनु हुनेछ।”

33 के अक्रै राष्ट्रका देवताहरूमध्ये कसैले अशूरका राजाबाट उनको देशलाई बचाउन सक्थे? सकेन!

34 हमात र अपादका देवताहरू कहाँ छन्? सपवैम, हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले मबाट सामरियालाई बचाउन सके?

35 सकेनन् के अरू देशका देवताहरू मध्ये कसैले आफ्नो देश मबाट बचाउन सके? सकेनन् के परमप्रभुले मबाट यरूशलेमलाई बचाउन सक्नुहुन्छ? सक्दैनन्।” ’

36 तर मानिसहरू बोलेका थिएनन्। तिनीहरूले सेनापतिलाई एक शब्द पनि भनेनन् किनभने राजा हिजकियाहले तिनीहरूलाई आदेश दिएका थिए। उनले भने, “उनलाई केही नभन।”

37 हिल्कियाहका छोरा एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) र आसापका छोरा योआ (अभिलेखापाल) हिजकियाहसमक्ष आए। तिनीहरूको लुगा च्यातिएको थियो र तिनीहरू दुःखी भएको बुझिन्थ्यो। तिनीहरूले हिजकियाहलाई सबै कुरा भने जो अशूरका सेनापतिले भनेका थिए।

19

हिजकियाह अगमवक्ता यशैयाहसित कुरा गर्छन्

1 राजा हिजकियाहले ती कुराहरू सुने अनि आफू दुःखी र चिन्तित देखाउनका लागि उनले आफ्नो लुगा च्याते। त्यसपछि तिनी परमप्रभुको मन्दिरभित्र पसे।

2 हिजकियाहले एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) अनि पूजाहारीहरूमध्ये बुढा पाकालाई आमोसका छोरालाई अगमवक्ता यशैयाहकहाँ पठाए। तिनीले फाटोको लुगा लगाए जसले तिनीहरू दुःखी र उदास भएको देख्छथ्यो।

3 राजाबाट तिनीहरू यो समाचार लगेर गए, “आजको दिन हाम्रा निम्ति कष्टको दिन छ, ‘तिरस्कार र निन्दा को दिन! बालक जन्माउँदा बल नभएकी ब्री झै हामी भएका छौं।

4 सेनापतिको मालिक अशूरा राजाले उनलाई जिवित परमप्रभुको विषयमा नराम्रा कुराहरू भन्न पठाएका छन्। हुन सक्छ, परमेश्वरले ती सबै कुराहरू सुन्नु हुन्छ। परमप्रभुले शत्रुलाई सजाय दिनुहुनेछ यसकारण ती मानिसहरूका लागि प्रार्थना गरि दिनुहोस् जो अझै जिउँदै रहेका छन्।”

5 राजा हिजकियाहका अधिकारीहरू यशैयाहकहाँ गए।

6 यशैयाहले तिनीहरूलाई भने, “तिम्नो मालिक हिजकियाहलाई यो सन्देश देऊ: ‘परमप्रभु भन्नुहुन्छ: अशूरका राजाका अधिकारीहरूले मेरो बारेमा गरेका कुराहरूका लागि डर मान्नु पर्दैन।

7 म उसमा आत्मा समावेश गराउँदछु। उनले अफवाह सुन्ने छन्। त्यसपछि उनी आफ्नो देशतिर फर्किए र भाग्ने छन्। अनि म उनलाई उनको देशमा तरवारले छिनाउनेछु।” ’

अशूरका राजा हिजकियाहलाई फेरि चेताउनी दिन्छन्

8 सेनापतिले सुने अशूरका राजा लाकीशबाट हिँडे। यसकारण सेनापतिले आफ्ना राजालाई लिब्नाको विरूद्धमा लडाईं गर्दै गरेको पाए।

9 अशूरका राजाले कृशका तिर्हाकाको विषयमा एउटा कुखबर सुने। खबर थियो, “तिर्हाका तिम्नो विरोधमा लडाईं गर्न आएको छ।”

यसकारण अश्रका राजाले हिजकियाहकहाँ फेरी राजदूत पठाए। अश्रका राजाले ती राजदूतहरूलाई एउटा सन्देश दिनु भनी पठाए। उनले यी कुराहरू भने:

10 “यहदाका राजा हिजकियाह यो भन, परमेश्वर जसमाथि तिमीले भरोसा गर्छौं:

‘तिमीलाई धोका दिन्छ उसलाई यो गर्न नदेऊ उसले भन्छ अश्रका राजाले यसश्लेमलाई पराजित गर्ने छैन।

11 तिमीले ती सबै घटनाहरू सुनेका छौ जो अश्रका राजाले अरू सबै देशहरूसित गरेका थिए। हामीले तिनीहरूलाई पूर्णतः नष्ट गर्थौं के तिमी बाच्ने छौ? अहं!

12 ती देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाएन। मेरा पुर्बाहरूले तिनीहरू सबैलाई शेषपारे। तिनीहरूले गोजान, हारान, रसेप र तलस्सारमा बेत-एदेनका मानिसहरूलाई खततम गरे।

13 हमातका राजा कहाँ छन्? अर्पादका राजा? रूपवैम शहरका राजा? हेना अनि इब्वाका राजा? तिनीहरू सबै नै खतम भए।”

हिजकियाह परमेश्वरसित प्रार्थना गर्छन्

14 हिजकियाहले राजदूतहरूबाट पत्र लिए अनि तिनीहरूलाई पढे। तब हिजकियाह माथि परमप्रभुको मन्दिरमा गए अनि तिनले परमप्रभुको सामु पत्रहरू फिजाए।

15 हिजकियाहले परमेश्वरको सामुने प्रार्थना गरे अनि भने, “परमप्रभु इस्राएलका परमेश्वर, त्यो परमेश्वर जो कसब स्वर्गदूतमाझ राजा जस्तो बस्नुभएको छ। तपाईं परमेश्वर हुनुहुन्छ तपाईं मात्रै धर्तीका सबै राज्यहरूका परमेश्वर हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू र पृथ्वी बनाउनु भयो।

16 हे परमप्रभु, कृपया मेरो कुरा सुनिदिनु होस्। परमप्रभु, मेरो आँखा खोल्नु होस् अनि यो पत्र हेर्नु होस् र शब्दहरू सन्नुहोस् जो सनहेरीबले जीवित परमेश्वरको अपमान गर्नका लागि पठाएका छन्।

17 हे परमप्रभु, यो सत्य हो। अश्रका राजाहरूले ती सबै राष्ट्रहरूलाई खततम पारे।

18 तिनीहरूले ती राष्ट्रहरूका देवताहरूलाई आगोमा पर्योके। तर ती साँचैका देवताहरू थिएन। ती केवल काठ र ढुङ्गाका मूर्तिहरू थिए। जसलाई मानिसहरूले बनाएका थिए। त्यसै कारणले गर्दा अश्रका राजाहरूले तिनीहरूलाई खततम पार्न सके।

19 यसर्थ अब, हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई अश्रका राजाबाट बचाउनुहोस्। तब धर्तीका सबै राज्यहरूले जान्ने छन्, तपाईं परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ।”

20 आमोसका छोरा यशैयाहले हिजकियाहलाई यो सन्देश पठाए। उनले भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: तिमीहरूले म सित अश्रका राजा सनहेरीबको विषयमा प्रार्थना गर्थौ। मैले तिमीहरूको प्रार्थना सुनेको छु।

21 “सनहेरीबको विषयमा परमप्रभुको सन्देश यो छ:

‘सियोनकी कुमारी छोरी सोच्छिन् तिमी महत्वपूर्ण छौ।

उनी तिम्रो हाँसो उडाउछन्।

यसश्लेमकी छोरी तिम्रो पीठोपछि

आफ्नो टाउको हल्लाउँछिन्।

22 तर कसले तिम्रो अपमान गर्थो र हाँसो गर्थो?

तिमीले कसको विरुद्धमा कुरा गर्थौ?

तिमी इस्राएलको पवित्रताको विरुद्धमा थियौ।

तिमीले घमण्ड साथ व्यवहार गर्थौ?

23 तिमीले आफ्ना राजदूतहरू पठायो परमप्रभुको अपमान गर्न।

तिमीले भन्यौ, “म सँगै धेरै मेरा रथहरू लिई अम्ला पहाडमा आएँ।

म लबानोनको भित्रसम्म आएँ। मैले लबानोनका अग्ला देवदारु रूखहरू असल सल्लाका रूखहरू ढाल।

म लबानोनको अम्लो भागमाथि गएँ लहलहाउँदो बनमा पसेँ।

24 मैले कुवा खनै र अञ्जान टाउँहरूको पानी पिउँ।

मेरो खुट्टाको पैतालाले

मैले मिश्र देशका खोलाहरू सुकाइदिउँ।”

25 त्यो तिमीलाई भनेकै हो तर के तिमीले सुनेनौ परमेश्वरले के भन्नुभयो?

मैले धेरै अधि यो योजना गरेँ

प्राचीनकाल देखि नै मैले यो योजना गरे।

अनि अब, मैले यो हुन दिएको छु।

मैले तिमीलाई सुदृढ शहरहरू भत्काउन दिएँ

अनि तिनीहरूलाई चट्टानको थुप्रो बनाएँ।

26 शहरका मानिसहरूमा शक्ति थिएन।

मानिसहरू डराएका अनि अल्लमल परेका थिए।

तिनीहरू खेतका रूखपात र घाँस जस्ता झर्ने भए।

तिनीहरू घरका छानामा

उम्रिएका घाँस जस्तै नै भए

अलो हुनु अधि नै मर्ने।

27 म जान्दछु तिमी कहिले बस्छौ

म जान्दछु तिमी कहिले लडाईं गर्न जान्छौ

अनि कहिले तिमी घर फकिन्छौ।

अनि म जान्दछु

कहिले तिमी ममाथि रिसाएको हुन्छौ।

28 पक्कै तिमी म संग रिसाएका थियौ।

मैले तिम्रा अभिमानी अपमानका कुराहरू सुने।

यसर्थ म तिम्रो नाकमा बल्छी ठोक्छु

र म तिम्रो मुखमा मेरो लगाम लगाउँछु।

तब म तिमीलाई चौरैतिर घुमाउनेछु

र तिमी आक्रे बाटो भएर तिमीलाई लैजानेछु। ”

हिजकियाहलाई परमेश्वरको संन्देश

29 “यो नै चिन्ह हुनेछ, जसले साबित गर्छ म तिमीलाई सहायता गर्नेछु। यस वर्ष तिमी यस्तो अन्न खाने छौ जुन आफै उम्रिनेछ। अर्को वर्ष, तिमी यस्तो अन्न खानेछौ जुन बीउबाट प्राकृतिक रूपमा बाहिर निस्केको हुनेछ। तर तेस्रो वर्षमा तिमीले आफैले रोपेको बीउबाट फलेको अन्न चलाउनेछौ। तिमीले दाखको बारी लगाउने छौ र त्यसबाट दाख खानेछौ।

30 यहूदाका परिवारबाट छुट्टिएका अनि छोडिएका मानिसहरू फेरी मौलाउन शुरू गर्नेछन्।

31 किनभने केही मानिसहरू बाँचेका हुनेछन्। तिनीहरू यरूशलेमबाट बाहिर निस्केर जानेछन्। जो मानिसहरू बाँचेका हुन्छन् ती सबै सियोन डाँडाबाट बाहिर निस्केर जानेछन्। परमप्रभुको जोशले यो काम हुनेछ।

32 “यसकारण परमप्रभु अशशूका राजाको बारेमा यस्तो भन्नुहुन्छ:

‘उ यस शहरमा आउने छैन।

उ यस शहरमा एउटा पनि तीर चलाउनेछैन।

उ यस शहरमा आफ्नो ढाल ल्याउने छैन।

उ फोहोर माटो को थुप्रो बनाउने छैन यस शहरका भिन्ताहरूमाथि आक्रमण गर्नेछैन।

33 उ त्यही बाटो फर्किनेछ

जुन बाटो आउँछ उ यस शहरमा आउने छैन।

परमप्रभु यसो भन्नुहुन्छ,

34 म यस शहरको रक्षा गर्नेछु अनि यसलाई बचाउँने छु

म यस्तो आफ्नै लागि गर्नेछु अनि मेरा सेवक दाऊदका लागि गर्नेछु। ’ ”

अशशूको सेना नष्ट गरिन्छ

35 त्यस राती परमप्रभुका स्वर्गदूत बाहिर निस्किए अनि अशशूको शिबिरका 1,85,000 मानिसहरू मारे। जब मानिसहरू बिहान उठे, तिनीहरूले सबै लाशहरू देखे।

36 यसकारण अशशूका राजा सनहेरीबले त्यो ठाउँ छोडे अनि नीनवे फर्किए जहाँ तिनी बस्ने गर्दथे।

37 एकदिन सनहेरीब निसोकका मन्दिरमा आफ्नो देवताको पूजा गरिरहेका थिए। उसका छोराहरू अद्रमेलोक र शरसेरले उनलाई तरवारले काटेर मारे। त्यसपछि अद्रमेलोक र शरसेर भागेर अरारात प्रदेशमा गए। अनि सनहेरीबका छोरा एसरहददोन उनीपछि नयाँ राजा भए।

20

हिजकियाह बिरामी मरणासनमा

1 त्यस समयमा हिजकियाह बिरामी भए र मरणासनमा थिए। आमोसका छोरा अगमवक्ता यशैयाले हिजकियाहसँग भेट गरे। यशैयाहले हिजकियाहलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आवेशकहरू तयार गर किनभने तिमी मर्नेछौ। तिमी बाँच्ने छैनौ।’ ”

2 हिजकियाहले आफ्नो अनुहार भिन्तातिर फर्काए। उनले परमप्रभुलाई प्रार्थन गरे अनि भने,

3 “परमप्रभु, स्मरण गर्नुहोस् मैले आफ्नो हृदयकासाथ तपाईंको सेवा गरे। मैले त्यही काम गरे जो तपाईंले सही भन्नुभइको थियो।” त्यसपछि हिजकियाह जोरसित रुन थाले।

4 यशैयाहले माझको आँगन नाघ्न अघि परमप्रभुको संन्देश सुने। परमप्रभुले भन्नुभयो,

5 “फर्क अनि मेरा मानिसहरूका अगुवा हिजकियाहलाई भन। उनलाई भन, ‘परमप्रभु तिम्रा पुर्खा दाऊदका, परमेश्वर भन्नुहुन्छ मैले तिम्रो प्रार्थना सुनेको छु अनि मैले तिम्रो आँसु देखेको छु। यसर्थ म तिमीलाई निको पार्नेछु। तेस्रो दिन, तिमी परमप्रभुको मन्दिरमा जानेछौ।

6 अनि म तिम्रो जीवनमा 15 वर्ष आयु थप्नेछु। म तिमी र यस शहरलाई अशशूका राजाको शक्तिबाट रक्षा गर्नेछु। म यस शहरको रक्षा गर्नेछु। म यो सबै भएर लागि गर्नेछु किनभने मेरो सेवक दाऊदलाई वचन दिएको थिएँ। ”

7 तब यशैयाहले भने, “नेभाराको लेप बनाऊ अनि दुखेको ठाउँमा लगाउ। ”

यस कारण तिनीहरूले नेभाराको लेप बनाए अनि त्यसलाई हिजकियाको दुखेको ठाउँमा लगाए। तब हिजकियाह निको भए।

8 हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ त्यसको संकेत के हुनेछ अनि मैले तेस्रो दिन माथि परमप्रभुको मन्दिरमा जानु पर्नेछ?”

9 यशैयाहले भने, “तिमी के चाहन्छौ? के छायाँ अगाडी दश पाइला अथवा पछाडी दश पाइला जाओस्? परमप्रभुबाट तिम्रो लागि संकेत यही हो जसले यो बताउँछ परमप्रभुले त्यो काम गर्नुहुनेछ जो उहाँले गर्नु भन्नुभएको थियो। ”

10 हिजकियाहले उत्तर दिए, “छायाँका लागि तलतिर दश पाइल जानु सजिलो काम हो। होइन, छायाँलाई दश पाइला पछि जानु देऊ। ”

11 तब यशैयाले परमप्रभुसित प्रार्थना गरे र परमप्रभुले आहाजको खुड्किलो को छायाँ दश पाइला पछि सारि दिनुभयो। यो दश पाइला पहिलेको स्थानबाट सरेको थियो।

हिजकियाह अनि बाबेलको मानिसहरू

12 त्यस समयमा बलदानका छोरा बरोदक बलदान बाबेलका राजा थिए। उनले पत्रहरू र एउटा उपहार हिजकियाहका लागि पठाए। बरोदक बलदानले यस्तो यसकारण गरे किनभने उनले सुनेका थिए हिजकियाह बिरामी भएका छन्।

13 हिजकियाहले बाबेलबाट आएका मानिसहरूको स्वागत गरे र तिनीहरूलाई आफ्नो घरमा भएका सबै बहुमूल्य चीजहरू देखाए। उनले तिनीहरूलाई आफ्नो भन्डारमा भएको चाँदी, सुन, मासला, बहुमूल्य सुगन्धित तेल, हतियारहरू र सबै थोक देखाइदिए। हिजकियाहको महल र सम्पूर्ण राज्यमा नदेखाएको कुनै पनि थोक रहेन।

14 तब अगमवक्ता यशैयाह राजा हिजकियाहसमक्ष आए अनि उनलाई सोधे, “यी मानिसहरूले के भने? यिनीहरू कहाँबाट आएका हुन?” हिजकियाहले भने, “तिनीहरू टाढाको देश बाबेलबाट आएका हुन।”

15 यशैयाहले भने, “तिनीहरूले तिम्रो महलमा के देखे?”

हिजकियाहले उत्तर दिए, “तिनीहरूले मेरो महलमा प्रत्येक चीज नै देखे। मेरो भन्डार कुनै यस्तो चीज छैन जसलाई मैले तिनीहरूलाई देखाँईन।”

16 तब यशैयाहले हिजकियाहलाई भने, “परमप्रभुबाट यो सन्देश सुन।

17 समय आउँदै छ जब तिम्रो महलका सबै चीजहरू र तिम्रा पिता-पुर्खाहरूले थुपारेका सबै चीजहरू बाबेलमा लगिनेछन्। केही पनि छोडिने छैन। परमप्रभु यस्तो भन्नुहुन्छ।

18 बाबेलीहरूले तिम्रो छोराहरूलाई लम्नेछन्। अनि तिम्रा छोराहरू बाबेलका राजाको महलमा नपुसक हुनेछन्।”

19 तब हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुको यो सन्देश राम्रो छ।” (हिजकियाहले यस्तो पनि भने, “त्यो राम्रो हो यदि मेरो जीवन कालमा साँच्चै शान्ति हुनेछ।”)

20 सबै महान कामहरू जो हिजकियाहले गरे जसमा तलाऊ काम र शहरमा पानी ल्याउन कुलोहरू बनाउने काम छन् सबको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

21 हिजकियाहको मृत्युभयो अनि उनलाई उनका पिता-पुर्खाहरूसँगै गाडियो। अनि हिजकियाहको छोरा मन्शशे उनीपछि नयाँ राजा भए।

21

मन्शशे यहूदाका कुशासन शुरू गर्छन्।

1 मन्शशे बाह्र वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 55 वर्ष शासन गरे। उनको आमाको नाउँ हेप्सीबा थियो।

2 मन्शशेले ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। मन्शशेले अरू मानिसहरूले गरे जस्तै डरलाग्दा कामहरू गरे। (अनि परमप्रभुले ती राष्ट्रहरूलाई आफ्ना देश छोड्न वाध्य गराउनुभयो जब इस्राएलीहरू आए।)

3 मन्शशेले अपलाठाउँहरू फेरि बनाए जसलाई उनका पिताले भत्काएका थिए। मन्शशेले बालका लागि वेदीहरू पनि बनाए अनि अशेरा खाँबो निर्माण गरे जसरी इस्राएलका राजाले गरेका थिए। मन्शशेले आकाशका ताराहरूको पूजा गरे अनि सेवा गरे।

4 मन्शशेले परमप्रभुको मन्दिरमा असत्य देवताहरूको पूजा गर्न वेदीहरू बनाए। (यो त्यही ठाउँ हो जसको बारेमा परमप्रभु बोल्नु हुन्थ्यो जब उहाँले भन्नुभयो, “म मेरो नाउँ यरूशलेममा राख्छु।”)

5 मन्शशेले परमप्रभुको मन्दिरको दुइवटा आँगनमा आकाशका ताराहरूका लागि वेदीहरू बनाए।

6 मन्शशेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मन्शशेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रार्गहरूलाई भेटे।

मन्शशेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो।

7 मन्शशेले अशतारोत देवीको मूर्ति बनाए। उनले मूर्तिलाई मन्दिरमा स्थापित गरे। परमप्रभुले दाऊद द दाऊदका छोरा सुलेमानलाई यस मन्दिरको विषयमा भन्नुभएको थियो, “इस्राएलका सबै शहरहरूमध्ये मैले यरूशलेमलाई चुनेको थिएँ। म यरूशलेमको मन्दिरमा आफ्नो नाउँ सदाका लागि राख्छु।

8 म इस्राएलका मानिसहरूलाई कहिल्यै पनि भूमि छोड्न वाध्य गराउने छैन जुन मैले उनका पिता-पुर्खाहरूलाई दिएको थिएँ। म मानिसहरूलाई तिनीहरूको आफ्नो देशमा बस् दिनेछु यदि तिनीहरू मैले दिएको आदेशहरू पालन गर्छन् र मेरो सेवक मोशाले दिएको शिक्षा पालन गर्छन्।”

9 भनें तर मानिसहरूले परमेस्वरको कुरा सुनेनन्। मन्शशेले इस्राएली आउन अघि कनानमा बसे सबै राष्ट्रहरूले गरेको भन्दा बढी दुष्कर्म गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई खतम पार्नुभयो जब इस्राएलका मानिसहरू त्यो भूमिमा आए।

10 परमप्रभुले यी कुराहरू भन्नको लागि आफ्ना सेवक अगमवक्ताहरूलाई प्रयोग गर्नुभयो:

11 “यहूदाका राजा मन्शशेले उनी अधिका एमोरीहरूले भन्दा बढी घृणित र दुष्कर्म गरे। मन्शशेले देवी देवताका मूर्तिहरूले गर्दा यहूदालाई पनि पाप गर्न लगाए।

12 यसर्थ इस्राएलका परमप्रभु भन्नुहुन्छ सुन, “म यरूशलेम र यहूदाका धेरै संकट ल्याउनेछु जसले यस विषयमा सुन्नेहरू छक्क पर्नेछ।

13 म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउँनेछु। एउटा मानिसले थाल माइछ र यसलाई घोटाउँछ। त्यसै म यरूशलेमलाई गरिदिनेछु।

14 तर म मेरो बाँकी मानिसहरूलाई छोड्नेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुले पराजित गर्थिनेछु। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्। तिनीहरू सैनिकहरूले युद्धको बेलामा पाउने बहुमूल्य चीजहरू जस्तै हुनेछन्।

15 म यस्तो गर्नेछु किनभने मेरा मानिसहरूले मैले गर्थी हो भनेको काम गरे। तिनीहरूले मलाई रीस उठाउने काम मिश्रबाट तिनीहरूका पिता-पुर्खाहरू निस्केको दिनदेखि गरेका छन्।

16 अनि मन्शशेले धेरै निर्दोष मानिसहरूलाई मारे। उनले यरूशलेममा एक छेऊदेखि अर्को छेऊसम्म रातले भरे अनि ती सबै पाप कामहरूको अतिरिक्त छन् जसले यहूदालाई पाप काम गर्न लगाए। मन्शशेले यहूदालाई ती कामहरू गर्न लगाए जसलाई परमप्रभुले नराम्रो भएको थियो।”

17 सबै कामहरू जो मन्शशेले गरे जस्मा उनले गरेको पाप कामहरू पनि छ जसको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

18 मन्शशेको मृत्यु भयो अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मन्शशेलेलाई उनको महलको बाँगेचामा गाडियो। यसलाई, “उज्जाको बाँगेचा” भनिन्थ्यो। मन्शशेका छोरा आमोन उनीपछि नयाँ राजा भए।

आमोनको छोटा शासन

19 आमोन 22 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा दुइ वर्ष शासन गरे। उनको आमाको नाउँ मश्लेलेथे थियो जो योत्बाका हाससकी छोरी थिइन्।

20 आमोनले आफ्ना पिता मन्शशे जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो।

21 आमोनले आफ्ना पिता जस्तै जीवन यापन गरे। आमोनले ती देवमूर्तीहरूको पूजा र सेवा गरे जसलाई उनका पिताले गरेका थिए।

22 आमोनले आफ्ना पुर्खाहरूका परमप्रभु, परमेस्वरलाई त्यागे अनि परमप्रभुले चाहे जस्तो जीवन यापन गरेनन्।

- 23 आमोनका सेवकहरूले उनको विरोधमा षड्यन्त्र गरे अनि उनको आफ्नो महलमा नै उनको हत्या गरे।
 24 साधारण मानिसहरूले ती सबै अधिकारीहरूको हत्या गरे जसले राजा आमोनको विरोधमा षड्यन्त्र गरेका थिए। त्यसपछि मानिसहरूले आमोनका छोरा योशियाहलाई उनीपछि नयाँ राजा बनाए।
 25 आमोनले गरेको अरु कामहरूको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
 26 आमोनलाई उज्जाका बगैँचामा उनको चिहानमा गाडियो। आमोनका छोरा योशियाह नयाँ राजा भए।

22

योशियाह यहूदामा आफ्नो शासन शुरू गर्छन्

- 1 योशियाह आठ वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 33 वर्ष शासन गरे। उनको आमाको नाउँ यदीदा थियो जो बोसकतका अदायाकी छोरी थिइन।
 2 योशियाहले ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो। योशियाहले आफ्ना पुर्खा दाऊद जस्तै परमेश्वरकोको अनुसरण गरे। योशियाहले परमेश्वरको वचनको पालन गरे उनले त्यही गरे जो परमेश्वरले चाहँनु भएको थियो।
 योशियाह मन्दिरको मर्मत गर्ने आदेश दिन्छन्
 3 योशियाह राजा भएको अठारहौँ वर्षमा, उनले मश्ल्लामका छोरा जाति असल्याहको छोरा, शापानलाई सचिव बनाए र उनलाई परमप्रभुको मन्दिरमा पठाए। योशियाहले भने,
 4 “प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ। उनलाई भन, मानिसहरूले परमप्रभुको मन्दिरमा चढाएको धन उनले लिनु पर्छ। द्वारपालकहरूले मानिसहरूबाट त्यो धन संग्रह गरेका थिए।
 5 पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिर मर्मत गर्न मा कर्मीहरूलाई दिए प्रयोग गर्नु पर्छ। पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिरको काम हेरचाह गर्ने मानिसहरूलाई दिए उपयोग गर्नु पर्छ।
 6 त्यो धन सिकमी, डकमी र ढुङ्गाकाट्नेहरूमा प्रयोग गर्नु पर्छ। अनि त्यो धन काठ किन्नु अनि ढुङ्गा काट्नुमा खर्च गर्नु पर्छ जो मन्दिरमा ठोक्न चाहिन्छ।
 7 रूपियाँ गन्ती नगर्नु जो तिमी कर्मीहरूलाई दिन्छौ। ती कर्मीहरूलाई विस्वास गर्न सक्नु पर्छ।”

मन्दिरमा पाइएको विधिको पुस्तक

- 8 प्रधान पूजाहारी हिल्कियाहले सचिव शापानलाई भने, “सुन, परमप्रभुको मन्दिरमा मैले व्यवस्थाको पुस्तक पाएँ।” हिल्कियाले पुस्तक शापानलाई दिए अनि शापानले त्यो पढे।
 9 सचिव शापान राजा योशियाहकहाँ गए अनि उनलाई के भयो भने। शापानले भने, “तपाईंका सेवकहरूले सबै धन संग्रह गरेका छन् जो मन्दिरमा थियो। तिनीहरूले त्यो परमप्रभुको मन्दिरको काम हेरचाह गर्ने मानिसहरूलाई दिए।”
 10 तब सचिव शापानले राजालाई भने, “अनि हिल्कियाह पूजाहारीले त्यो पुस्तक मलाई पनि दिए।” तब शापानले राजाका लागि पुस्तक पढे र सुनाए।
 11 जब राजाले व्यवस्थाको पुस्तक का शब्दहरू सुने, उनले आफूलाई उदास र अशान्त देखाउनु आफ्ना लुगाहरू च्याते।
 12 तब राजाले पूजाहारी हिल्कियाह शापानका छोरा अहीकाम, मीकायाहका छोरा अक्बोर, सेनाका सचिव शापान तथा राजाको सेवक असायाहलाई दिए।
 13 राजा योशियाहले भने, “जाऊ अनि परमेश्वरलाई सोध हामीले के गर्नु पर्छ? परमप्रभुलाई मेरो निम्ति, मानिसहरूको निम्ति तथा सम्पूर्ण यहूदाको निम्ति सोध। पाइएको पुस्तकका शब्दहरूको विषयमा सोध। परमप्रभु हामीसित रिसाउनु भएको छ। किन? किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकका शब्दहरू सुनेनन्। तिनीहरूले सबै आदेशहरू पालन गरेनन् जो हाम्रो लागि लेखिएका थिए।”

योशियाह र अगमवादिनी हुल्दा

- 14 यसकारण पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह हुल्दा आइमाई अगमवक्ता कहाँ गए। हुल्दा हर्षको नाती, तिक्बाको छोरा शाल्लमकी पत्नी थिइन। उ पूजाहारीको लुगाफटा हेरचाह गर्थ्यो। हुल्दा यरूशलेमको दोस्रो खण्डमा बसे गथिइन। तिनीहरू हुल्दासित कुरा गरे।
 15 तब हुल्दाले तिनीहरूलाई भनिन, “परमप्रभु इझ्राएलका परमेश्वर भन्नुहुन्छ: त्यो मानिसलाई भन जसले तिमीलाई मर्कहाँ पठाएका छ।
 16 ‘परमप्रभु यस्तो भन्नुहुन्छ म यस ठाउँ र यहाँका मानिसहरूमाथि संकट ल्याउँदैछु। यी संकटहरू पुस्तकमा उल्लिखित छन् जसलाई यहूदाका राजाले पढे।
 17 यहूदाका मानिसहरूले मलाई छोडे अनि अरु देवताहरूका लागि धूपबलि बाले। तिनीहरूले मलाई रीस उठाए। तिनीहरूले धेरै देवमूर्तिहरू बनाए। त्यसै कारणले गर्दा म यस ठाउँको विरोधमा आफ्नो रीस देखाउनेछु। मेरो रीस आगो जस्तो हुनेछ जसलाई थाम्न सकिने छैन।’
 18-19 ‘यहूदाका राजा योशियाहले तिमीलाई परमप्रभुबाट सल्लाह लिन भनी पठाए। योशियाहलाई यी कुरा भन: ‘परमप्रभु इझ्राएलका परमेश्वरले भन्नुभएका शब्दहरू तिमीले सुन्यौ। यस ठाउँ र यहाँ बसे मानिसहरूको विषयमा मैले भनेको तिमीले सुन्यौ तिम्रो हृदय कमलै थियो। तिमीले दुःख मान्यौ जब ती कुरा सुन्यौ मैले भने यस ठाउँमा डरलाग्दो घटनाहरू हुनेछ (यरूशलेम) तिमीले आफ्नो दुःख देखाउनु आफ्नो लुगा च्यात्यौ अनि तिमी रुन थाल्यौ। यसैकारण मैले तिम्रो कुरा सुने।’ परमप्रभु यस्तो भन्नुहुन्छ।
 20 ‘म तिमीहरूलाई आफ्ना पुर्खाहरूकहाँ लिएर जानेछु। तिमीहरू मर्नेछौ अनि शान्तिसँग चिहानमा जाने छौ। यसकारण तिम्रा आँखाले सबै संकटहरू देखे छैनन् जो म यस ठाउँ यरूशलेममा ल्याउँदै छु।’ ”
 त्यसपछि पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान अनि असायाहले यो सन्देश राजालाई भने।

23

मानिसहरू विधि-विधान सुन्दछन्

- 1 राजा योशियाहले यहूदा यरूशलेमका सबै अगुवाहरूलाई आउनु अनि उनीहरूसँग भेट गर्नु भनी बताए।
 2 तब राजा माथि परमप्रभुको मन्दिरमा गए। यहूदाका सबै मानिसहरू तथा यरूशलेममा बसे मानिसहरू उनीसँग गए। पूजाहारीहरू, अगमवक्ताहरू अनि सबै मानिसहरू तल्लो तहदेखि माथिल्लो तहसम्मका उनीसँग गए। तब उनले करारको पुस्तक पढे। यो व्यवस्थाको पुस्तक थियो जो मन्दिरमा पाइएको थियो। योशियाहले पुस्तक पढे जसले यो अरु सबै मानिसहरूले सुन्न सक्नु।

3 राजा खाँबोको छेउमा उभिएर अनि परमप्रभुसित करार गरे। उनले परमप्रभुलाई अनुसरण गर्ने अनि उहाँका आदेशहरू, नियमहरू तथा उहाँका विधिहरू पालनगर्ने वचन दिए। उनले यो सब आत्मा र हृदयका साथ गर्ने वचन दिए। उनले यस पुस्तकमा लेखिएका वचन पालन गर्ने वचन दिए। सबै मानिसहरू राजाले गरेको करारलाई समर्थन गरेको देखाउन उभिए।

4 तब राजाले प्रधान पूजाहारी हिल्कियाह, अरु पूजाहारीहरू तथा द्वारपालकहरूलाई बाल देवता, अशेरा देवी तथा आकाशका ताराहरूको सम्मानका लागि बनाइएका थाल र चीज हरू परमप्रभुको मन्दिरबाट बाहिर निकाल्ने आदेश दिए। त्यसपछि योशियाहले ती कुराहरूलाई यस्शलेमबाहिर किद्रोन खोल्साको खेतमा जलाए। तब तिनीहरूले खरानी बेतेलमा लगे।

5 यहूदाका राजाहरूले साधारण मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नका लागि नियुक्ति गरे। यी मानिसहरू हास्रुका सन्तानहरू थिएन। झट्टा पुरोहितहरूले यहूदाका प्रत्येक शहरहरू अनि यस्शलेमका वरिपरिका सबै शहरहरूका अग्ला ठाउँहरूमा धूपबत्ती बाले। तिनीहरू बाल देवता, सूर्य, चन्द्र, नक्षत्रको पूजा र आकाशका तारा-मण्डलहरूलाई धूपबत्ती बाल्ने गर्दथे। तर योशियाहले ती झट्टा पूजाहारीहरूलाई रोके।

6 योशियाहले परमप्रभुको मन्दिरबाट अशतारोत देवीको खाँबो हटाए। उनले अशतारोत खाँबोलाई किद्रोन उपत्यकामा शहर बाहिर लगे अनि त्यसलाई त्यहाँ जलाए। तब उनले डढेको भागलाई धुलो बनाए अनि साधारण मानिसहरूको चिहानमाथि छर्किए।

7 तब राजा योशियाहले पुरुषगामीहरूको घर भत्काए जो परमप्रभुको मन्दिरमा थियो। आइमाइहरू पनि ती घरहरू प्रयोग गर्दथे अनि असत्य देवी अशतारोतको सम्मान गर्नका लागि पालको छानो बनाउने गर्दथे।

8-9 योशियाहले यहूदाका शहरहरूबाट सबै पूजाहारीहरूलाई निकाले। उसले ती पूजाहारीहरूले धूप जलाउने उच्च ठाउँहरू गोबादेखि बेशेवासम्मलाई अपवित्र तुल्याइदिए। योशियाहले यहोशको द्वेभ्रपङ्क्तिको द्वार भएको उच्च ठाउँ भत्काइदिए। (यहोश त्यस शहरको शासक थिए।) तर पूजारी जो उच्च ठाउँहरूमा बलि चढाउने गर्दथे तिनीहरू यस्शलेममा परमप्रभुको वेदीमा आएनन्। त्यसको सट्टामा तिनीहरूले साधारण मानिसहरूसँग अखमीर रोटी खाए।

10 तोपेट हिन्नोमको छोराको उपत्यकामा एउटा ठाउँ थियो जहाँ मानिसहरू आफ्ना नानीहरू मार्ने गर्दथे अनि असत्य देवता मोलेकको सम्मानमा तिनीहरूलाई बलि चढाउने गर्दथे। योशियाहले त्यो ठाउँ भत्काए जसले गर्दा मानिसहरूले त्यो ठाउँ फेरी प्रयोग गर्न नसकन्।

11 बितेको समयमा यहूदाका राजाहरूले परमप्रभुको मन्दिरको द्वारमा केही घोडा अनि रथहरू राखेका थिए। यो नातान मेलेक नाउँ भएका एक जना महत्वपूर्ण अधिकारीको कोठाको छेउमा थियो। घोडा अनि रथहरू सूर्य देवताको सम्मानका लागि थिए योशियाहले घोडाहरू हटाए अनि रथहरू जलाए।

12 बितेको समयमा यहूदाका राजाहरूले आहाजको महलको छाना माथि वेदीहरू बनाएका थिए। राजा मनश्शेले पनि परमप्रभुको मन्दिरको दुईवटा आँगनहरूमा वेदीहरू बनाएका थिए। योशियाहले ती सबै वेदीहरू भत्काए र भाँचिएका टुक्राहरू किद्रोन बेसीमा फर्काइदिए।

13 बितेको समयमा राजा सुलेमानले यस्शलेम नजिक विध्वंसक पहाडमाथि केही अग्ला ठाउँहरू बनाएका थिए। अग्ला ठाउँहरू त्यस पहाडको दक्षिणतिर थिए। राजा सुलेमानले सीदोनका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज अशतारोतको सम्मानमा ती पूजा स्थलहरू मध्ये एउटा बनाए। राजा सुलेमानले मोआबका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज कर्मोशको सम्मानमा पनि एउटा वेदी बनाए। र राजा सुलेमानले अम्मोनीहरू मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज मिल्कोमको सम्मानमा पनि एउटा अग्लो ठाउँ बनाए। तर राजा योशियाहले ती सबै पूजाका स्थलहरू अपवित्र बनाइदिए।

14 राजा योशियाहले सबै स्मृति स्तम्भहरू अनि अशतारोत खाँबोहरू भाचे। तब उनले मारेका मानिसहरूका हाडहरू त्यस ठाउँमा छरे।

15 योशियाहले बेतेलमा अग्लो ठाउँ र वेदी पनि भत्काए। नबातका छोरा यारोबामले यो वेदी बनाएका थिए। यारोबामले इझ्राएललाई पाप गर्न लगाएका थिए। योशियाहले अग्लो ठाउँ भत्काए जलाईदिए। योशियाहले ढुङ्गाहरूका वेदी टुक्रा-टुक्रा पारे। त्यसपछि उनले त्यसलाई धुलो पिठो पारे। र उनले अशेरा खाँबोलाई जलाए।

16 योशियाहले चौरतिर हेरे र उसले पहाडमा चिहानहरू देखे। उनले मानिसहरू पठाए र तिनीहरूले चिहानहरूबाट हाड निकाले। तब उनले वेदीमाथि हाड जलाए। यसरी योशियाहले वेदीलाई अपवित्र तुल्याए। यो घटना परमेस्वरका जनले भनेको जस्तै भयो। परमेस्वरका जनले यो कुराहरू घोषणा गरे जब यारोबाम वेदीको छेउमा उभिएका थिए।

त्यसपछि योशियाहले चौरतिर हेरे र उसले परमप्रभुको मानिसको चिहान देखे।

17 योशियाहले भने, “मैले देखेको त्यो स्मारक के हो?”

त्यस शहरका मानिसहरूले उनलाई भने, “यो परमेस्वरका जनको चिहान हो जो यहूदाबाट आएका थिए। यी परमेस्वरका मानिसहरूले यी कुराहरूको विषयमा अगमवाणी गरेका थिए जो तिमीले बेतेलको वेदीमा गरेका छौ।”

18 योशियाहले भने, “परमेस्वरको जनलाई एकैले छोडिदेऊ। उनका हड्डीहरू ननिकाल।” यसर्थ तिनीहरूले उनका हड्डीहरू र सामग्रीबाट आएका अगमवक्ताहरूका हड्डीहरूलाई छोडिदिए।

19 योशियाहले सामरीयाका शहरहरूमा भएका अग्ला ठाउँहरूका मन्दिरहरू पनि सबै भत्काए। इझ्राएलका राजाहरूले ती मन्दिरहरू बनाएका थिए। र त्यसले परमप्रभुलाई रिस उठायो। योशियाहले बेतेलमा पूजा स्थलहरू भत्काए जस्तै ती मन्दिरहरू भत्काएका थिए।

20 योशियाहले अग्ला ठाउँहरूका सबै पूजाहारीहरूलाई मारे जो सामरीयाका थिए। उनले ती वेदीहरूमा भएका पूजाहारीहरूलाई मारे। यस प्रकार पूजाका ती स्थलहरू शेष पारे। त्यसपछि उनी यस्शलेम फर्किए।

यहूदाका मानिसहरू निस्तार पर्व मनाउँछन्

21 तब राजा योशियाहले सबै मानिसहरूलाई आदेश दिए। उनले भने, “तिमीहरूको परमप्रभु आफ्ना परमेस्वरका लागि निस्तार पर्व मनाऊ। करारको पुस्तकमा लेखिए जस्तै गर।”

22 मानिसहरूले निस्तार चाड यसरी मनाएका थिएनन् जुन दिनदेखि न्यायाधीशहरूले इझ्राएलमा शासन गर्न थाले। इझ्राएलका कुनै राजा अथवा यहूदाका कुनै पनि राजाले निस्तार चाड यसरी भन्व्य रूपमा मनाएका थिएनन्।

23 तिनीहरू योशियाह राजा हुँदा अठारहौं वर्षमा यो निस्तार चाड परमेस्वरका लागि मनाए।

24 योशियाहले धामी झँक्री, जादुगर, गृह देवता, देवमूर्तिहरू अनि यहूदा तथा यस्शलेममा मानिसहरूले पूजा गर्ने सबै डरलाग्दो चीजहरू नाश पारे। योशियाहले यस्तो काम हिल्कियाह पूजाहारीले परमप्रभुको मन्दिरमा पाइएको पुस्तकमा लेखिएको विधि पालन गर्नका लागि गरे।

25 योशियाह जस्ता राजा पहिले कहिले थिएनन् योशियाह आफ्नो सम्पूर्ण हृदय, आफ्नो सबै आत्मा तथा आफ्नो सबैशक्तिका साथ परमप्रभु तिर फर्के। कुनै राजाले मोशाको व्यवस्थाहरू योशियाह जस्तै अनुसरण गरेनन्। अनि त्यस समय देखि योशियाह जस्ता कुनै राजा भएनन्।

26 तर परमप्रभु यहूदाका मानिसहरूसँग रिसाउन छोडेन भएन। मनश्शेले गरेको सबै कामहरूका लागि परमप्रभु अझै तिनीहरूसँग रिसाउनुभएको थियो।

27 परमप्रभुले भन्नुभयो, “मैले इस्राएलका मानिसहरूलाई ठाउँ छोड्न बाध्य (जोड) गराएँ। म यहूदासँग पनि त्यस्तै गर्नेछु। म यहूदालाई मेरो दृष्टिबाट निकालि दिनेछु म यरूशलेमलाई त्याग्नेछु। हो, मैले त्यस शहरलाई रोजेँ। म यरूशलेममा मन्दिरको बारेमा कुरा गर्दै थिएँ जब मैले भनें, ‘मेरो नाउँ त्यहाँ हुनेछ।’ तर यस मन्दिरलाई म त्यागिदिनेछु।”

28 सबै अरू कामहरू जो योशियाहले गरे, यहूदाका राजाहरूको इतिहास पुस्तकमा लेखिएका छन्।

योशियाहको मृत्यु

29 योशियाहको शासनकालमा मिश्रका राजा फिरऊन-नेकोले अशशका राजाको विरुद्धमा युद्ध गर्न युफ्रेटिस नदीमा गए। योशियाह नेकोसँग भेट गर्न मगिद्रोया गए। फिरऊनले योशियाहलाई देखे र उनलाई मारे।

30 योशियाहका अधिकारीहरूले उनको शरीर रथमा राखे अनि उनलाई मगिद्रोबाट यरूशलेम ल्याए। तिनीहरूले योशियाहलाई उनको आफ्नो चिहानामा गाडे।

तब साधारण मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लगे अनि राज्यभिषेक गरे। तिनीहरूले यहोआहाजलाई नयाँ राजा बनाए।

यहोआहाज यहूदाका राजा हुन्छन्

31 यहोआहाज तेईस वर्षका थिएँ जब उनी राजा भए। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको अमाको नाउँ हमूतल थियो, उनी लिब्नाका यिर्मयाहकी छोरी थिइन्।

32 यहोआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। यहोआहाजले ती नै कामहरू गरे जो उनका पुर्खाहरूले गरेका थिए।

33 फिरऊन-नेकोले यहोआहाजलाई हमात देशको रिब्लामा बन्दी बनाए। त्यस कारण यहोआहाजले यरूशलेममा शासन गर्न पाएनन्। फिरऊन नेकोले यहूदालाई 100 तोडा चाँदी अनि 10 तोडा सुन दिनु बाध्य गरए।

34 फिरऊन-नेकोले योशियाहका छोरा एल्याकीमलाई नयाँ राजा बनाए। एल्याकीमले आफ्ना पिता योशियाहको पद ग्रहण गरे। फिरऊन-नेकोले एल्याकीमको नाउँ बदली गरेर यहोयाकीम बनाए। अनि फिरऊन-नेकोले यहोआहाजलाई मिश्रबाट टाढा लगे। यहोआहाज मिश्रमा मरे।

35 यहोयाकीमले फिरऊनलाई चाँदी र सुन दिए। तर यहोयाकीमले साधारण मानिसहरूलाई कर तिर्न लगाए अनि त्यो धनको उपयोग फिरऊन-नेकोलाई दिए गरे। यस कारण प्रत्येक मानिसले आफ्नो भागको चाँदी र सुन तिर्यो। अनि राजा यहोयाकीमले रूपियाँ फिरऊन-नेकोलाई दिए।

36 यहोयाकीम 25 वर्षका थिएँ जब उनी राजा भए। उनले यरूशलेममा 11 वर्ष शासन गरे। उनको अमाको नाउँ जर्बिदा थियो, तिनी रूमाका पदायाहकी छोरी थिइन्।

37 यहोयाकिमले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यहोयाकीमले त्यही काम गरे जो उनका पुर्खाहरूले गरेका थिए।

24

राजा नबूकदनेसर यहूदा आऊँछन्

1 यहोयाकीमको समयमा बाबेलका राजा नबूकदनेसर यहूदा देश आए। यहोयाकीमले तीन वर्षसम्म नबूकदनेसरको सेवा गरे। तब यहोयाकीम नबूकदनेसरको विरोधमा गए अनि उनको शासनबाट स्वतन्त्र भए।

2 परमप्रभुले बाबेली, अरामी, मोआबेली तथा अम्मोनीहरूको दललाई यहोयाकीमको विरोधमा युद्ध गर्न पठाउनुभयो। परमप्रभुले ती दलहरू यहूदालाई नष्ट पार्न पठाउनुभयो। परमप्रभुले भन्नुभए जस्तै यस्तो भयो। परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरू ती कुराहरू भन्नु पठाउनुभयो।

3 परमप्रभुले ती कुराहरू यहूदामा हुनु पर्छ भनी आदेश दिनुभयो। यस प्रकार उहाँले तिनीहरूलाई उहाँको दृष्टिबाट बाहिर गर्नुहुन्छ। उहाँले यस्तो गर्नुभयो किनभने सबै पाप कामहरू मनश्शले गरेका थिए।

4 परमप्रभुले यस्तो गर्नुभयो किनभने मनश्शले धेरै निर्दोष मानिसहरूलाई मारे। मनश्शले यरूशलेमलाई रक्तामने बनाए। र परमप्रभु ती पाप कामहरू क्षमा गर्न तयार थिएनन्।

5 अरू कामहरू जो यहोयाकीमले गरे, यहूदाका राजाहरूको इतिहास पुस्तकमा लेखिएको छ।

6 यहोयाकीम मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। यहोयाकीमका छोरा यहोयाकीन उनीपछि नयाँ राजा भए।

7 बाबेलका राजाले मिश्रको नदी देखि लिएर युफ्रेटिस नदी सम्म सबै जमीन कब्जा गरे। यो जमीन पहिला मिश्रको अधीनमा थियो। यसकारण मिश्रका राजाले मिश्र बढी छोड्न सकेनन्।

नबूकदनेसर यरूशलेम दखल गर्छन्

8 यहोयाकीन 18 वर्षका थिएँ जब उनले शासन शुरू गरे। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको अमाको नाउँ नहुशाता थियो, उनी यरूशलेमको एल्नातानकी छोरी थिएन्।

9 यहोयाकीनले त्यही काम गरे जसलाई परमप्रभुले नराप्नो भन्नु भएको थियो। उनले त्यही काम गरे जो उनका पिताले गरेका थिए।

10 त्यस समयमा बाबेलका राजा नबूकदनेसरका अधिकारीहरू यरूशलेम आए अनि उनलाई घेरे।

11 तब नबूकदनेसर, बाबेलका राजाले शहलाई घेरेको बेलामा आए।

12 यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिष्ठ अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेसरको शासनको आठौँ वर्षमा भयो।

13 नबूकदनेसरले राजाका सबै खजाना र परमप्रभुको मन्दिरको सबै खजाना लगे। नबूकदनेसरले सबै सुनका भाँडाहरू कांटेर टुक्रा-टुक्रा पारे जुन सुलेमान, इस्राएलका राजाले परमप्रभुको मन्दिरमा राखेका थिए। यो परमप्रभुले भन्नुभए जस्तै नै भयो।

14 नबूकदनेसरले यरूशलेमका सबै मानिसहरूलाई पक्रिए। उनले सबै अगुवाहरू तथा अरू पनि मानिसहरूलाई पक्रिए। उनले 10,000 मानिसहरूलाई लगे अनि तिनीहरूलाई बन्दी बनाए। नबूकदनेसरले सबै दक्ष कर्मी अनि कारीगरहरूलाई लगे। साधारण मानिसहरूमा दरिद्र बाहेक अरू कोही रहेनन्।

15 नबूकदनेसरले यहोयाकीनलाई बन्दी बनाएर बाबेल लगे। नबूकदनेसरले देशका राजाकी आमा, उनकी पत्नीहरू, अधिकारीहरू अनि अगुवा मानिसहरूलाई पनि लगे। नबूकदनेसरले तिनीहरूलाई यरूशलेमबाट बाबेल बन्दीहरूको रूपमा लगे।

16 त्यहाँ 7,000 सैनिकहरू थियो। नबूकदनेसरले सबै सैनिकहरू र 1,000 दक्ष कर्मीहरू लगे। यी सबै मानिसहरू तालिम पाएका र युद्धका लागि तयार थिए। बाबेलका राजाले तिनीहरूलाई बन्दीहरूको रूपमा बाबेल लगे।

राजा सिदकियाह

17 बाबेलका राजाले मतन्याहलाई नयाँ राजा बनाए। मतन्याह यहोयाकीनका काका थिए। उनले तिनको नाउँ बदली गरेर सिदकियाह बनाए।

- 18 सिदकियाह 21 वर्षका थिए जब उनले शासन गर्न थाले। उनले यरूशलेममा 11 वर्ष शासन गरे। उनको आमाको नाउँ हमतूल थियो जो लिब्नाको थिर्मयाहकी छोरी थिइन।
 19 सिदकियाहले ती कामहरू गरे जसलाई परमप्रभुले गलत काम भन्नुभएको थियो। सिदकियाहले त्यही काम गरे जो यहोयाकीनले गरेका थिए।
 20 परमप्रभु यरूशलेममा र यह्दा माथि सङ्घै रिसाउनुभयो र नै तिनीहरूलाई टाढा पन्छ्याउनुभयो।

नबुकदनेसर सिदकियाहको शासन शेष पार्छन
 सिदकियाहले विद्रोह गरे अनि बाबेलका राजाको आज्ञा पालन गर्न अस्वीकार गरे।

25

- 1 यसकारण नबुकदनेसर बाबेलका राजा र उनका सबै सेनाहरू यरूशलेमको विरुद्धमा युद्ध गर्न आए। यो घटना सिदकियाहको नवौँ वर्ष राज्यकालको दशौँ महीनाको दशौँ दिनमा भयो। नबुकदनेसरका सेनाले शहरको पर्खाल वरिपरि घेरै घेरा मचान खडा गरे। उनले शहरको चारैतिर माटोको भित्ता बनाए।
 2 नबुकदनेसरको सेनाहरूले सिदियाह यह्दाका राजाको एघारौँ वर्ष नहुञ्जेलसम्म यरूशलेमको चारैतिर बसे।
 3 शहरमा अनिकाल विकराल हुँदै गयो। चौथो महीनाको नवौँ दिन शहरमा साधारण मानिसहरूका लागि अझै खाद्य थिएन।
 4 नबुकदनेसरका सेनाहरूले अन्तमा शहरको भित्तालाई भत्काए। त्यस रात राजा सिदकियाह र उनका सबै सैनिकहरू भागे। तिनीहरूले गोप्यद्वार प्रयोग गरे जुन दुइ पर्खाल भएर गएको थियो। यो राजाको बगैँचा भएर गएको थियो। शत्रुका सैनिकहरू शहरको वरिपरि थिए तर सिदकियाह र उनका मानिसहरू मस्भुतिको बाटो भएर भागे।
 5 बाबेली सेनाहरूले राजा सिदकियाहलाई पछ्याए अनि यरीहो छेउ उनलाई पक्रिए। सिदकियाहाका सबै सैनिकहरूले उनलाई छोडे अनि भागे।
 6 बाबेलीहरूले राजा सिदकियाहलाई रिब्लामा बाबेलका राजा कहाँ लगे। बाबेलीहरूले सिदकियाहलाई सजाय दिने निश्चय गरे।
 7 तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै सामु मारे। तब तिनीहरूले सिदकियाहका आखाँहरू निकाले तिनीहरूले उनलाई साङ्गलाले बाँधे अनि बाबेल पुर्याए।

यरूशलेमलाई नष्ट पारिन्छ

- 8 नबुकदनेसर आफू बाबेलको राजा भएको उन्नाइसौँ वर्षको पाँचौँ महीनाको सातौँ दिन यरूशलेम आए। नबुजरदान नबुकदनेसरको प्रमुख सैनिकहरूका अधिकारी थिए।
 9 नबुजरदानले परमप्रभुको मन्दिर, राजाको महल र यरूशलेमका सबै घरहरू जलाए। उनले मुख्य मानिसहरूका घरहरू पनि जलाए।
 10 तब नबुजरदानसँगै भएको बाबेली सेनाहरूले यरूशलेमको वरिपरिको पर्खालहरू लडाए।
 11 नबुजरदानले शहरमा छोडिएका सबै मानिसहरूलाई पत्रे। नबुजरदानले बाबेलको राजा समक्ष आत्म समर्पण गरेका सबै मानिसहरूलाई बन्दीको रूपमा लगे।
 12 नबुजरदानले साधारण मानिसहरूमा अत्यन्त दरिद्रलाई मात्र त्यहाँ बस्न दिए। उनले तिनीहरूलाई बस्न दिए जसले गर्दा तिनीहरू दाख र अन्य बालीको हेरचाह गर्न सक्नु।
 13 बाबेली सैनिकहरूले परमप्रभुको मन्दिरमा भएका सबै काँसाका चीजहरू टुक्रा टुक्रा पारे। तिनीहरूले काँसाको खँबो, काँसाको गाडी अनि विशाल काँसाको खड्कुलो टुक्रायाए। तब तिनीहरूले त्यो सबै काँसा बाबेल लगे।
 14 बाबेलीहरूले भाँडाहरू, बेलचहरू, मोसोदानी, धूपदानीभर, चम्चीहरू, तथा सबै काँसाका थालहरू लगे जो परमप्रभुको मन्दिरमा उपयोग गरिन्थ्यो।
 15 नबुजरदानले कराही र थालहरू सबै लगे। उनले सुनले बनिएका सबै चीजहरू सुनका लागि लगे। अनि उनले सबै चाँदीले बनिएका चीजहरू चाँदीका लागि लगे।
 16-17 यसकारण नबुजरदानले लगे: 2 वटा काँसाका खँबाहरू। (प्रत्येक खँबा 18 हात अग्लो थियो। खँबाप्राथिका गजुरहरू तीन हात फिट अग्लो थिए। तिनीहरू काँसाको बनाइएका थिए अनि जालो र दारिमको अकृति जस्ता थिए। दुवै खँबाहरू एकै प्रकारको अकृतिका थिए।) ठूलो काँसाको खड्कुलो, गाडीहरू जसलाई परमप्रभुको मन्दिरका लागि सलेमानले बनाएका थिए। यी चीजहरूको काँसा जोख्दा सङ्घै नै गह्रै थियो।

बन्दी बनाइएका यह्दाका मानिसहरू

- 18 मन्दिरबाट नबुजरदानले लगे मुख्य पूजाहारी सरयाह, अर्का पूजाहारी सपन्याह, तीन जना मानिसहरू जसले प्रवेशद्वारको सुरक्षा गर्ने गर्दथे तिनीहरूलाई पनि लगे।
 19 अनि शहरबाट नबुजरदानले एउटा अधिकारीलाई लगे जो सैनिकहरूको मुखिया थिए। पाँच जना राजाका सल्लाहकार जो अझै शहरमा नै थिए, एकजना अध्यक्ष जसले साधारण मानिसहरूलाई युद्धको निम्ति जम्मा गर्थे अनि 60 जना साधारण मानिसहरू जो अझै शहरमा थिए।
 20-21 तब नबुजरदानले यी सबै मानिसहरूलाई हमातको इलाकामा रिब्लामा बाबेलका राजाकहाँ लगे। बाबेलका राजाले तिनीहरूलाई रिब्लामा मारे। यसरी यह्दाका मानिसहरू आफ्नो देशबाट बन्दीको रूपमा लखेटिए।

गदल्याह यह्दाका राज्यपाल

- 22 नबुकदनेसर बाबेलका राजाले यह्दा देशमा केही मानिसहरू छोडेका थिए। एक मानिस थिए जसको नाउँ गदल्याह थियो, शापानका छोरा अर्हीकामका छोरा थिए। नबुकदनेसरले यह्दामा मानिसहरूका राज्यपाल बनाए।
 23 सेनाका सेनापतिहरू नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपातका तन्हेमतका छोरा सरयाह अनि माकाईका छोरा याजन्याह थिए। यी सेनापतिहरू तथा उनका मानिसहरूले थाह पाए, बाबेलका राजाले गदल्यालाई राज्यपाल बनाए। यसर्थ तिनीहरू गदल्याहसँग भेट गर्न मिस्या गए।
 24 गदल्याहले यी अधिकारीहरू तथा उनका मानिसहरूलाई शपथ दिए। गदल्याहले तिनीहरूलाई भने, “बाबेल का अधिकारीहरू सित डरमान्नु पर्दैन। यहाँ बस अनि बाबेलका राजाको सेवा गर। तब तिमीहरूका लागि सबै कुरो ठीक हुनेछ।”
 25 एलीशामाको नाती नतन्याहको छोरा इश्माएल राजपरिवारका थिए। सातौँ महिनामा इश्माएल अनि उनका दशजना मानिसहरूले गदल्याहमाथि आक्रमण गरे अनि मिस्यामा गदल्याह सँगै सबै यह्दीहरू तथा बाबेलीहरूलाई मारे।
 26 तब सेनाका अधिकारीहरू अनि सबै मानिसहरू मिश्र भागे। कम्ती महत्वपूर्ण देखि बढी महत्वपूर्ण भएका प्रत्येक मानिसहरू भागे किनभने तिनीहरू बाबेलीहरूसित डराएका थिए।

27 पछि एबील-मरोदक बाबेलका राजा भए। उनले यहूदाका राजा यहोयाकीनलाई बन्दीगृहबाट मुक्त गरिदिए। यो घटना यहोयाकीन पक्राउ परेपछि, सत्ताईस दिन बाह्य महीना सैतीसौं वर्षमा भएको थियो। यो एबील-मरोदकको शासनको शुरूको वर्षमा भएको घटना हो।

28 एबील-मरोदक यहोयाकीनप्रति दयालु थिए। उनले बाबेलमा उनीसँग बस्ने अरू राजाहरू भन्दा यहोयाकीनलाई धेरै महत्वपूर्ण पद दिए।

29 एबील-मरोदकले यहोयाकीनलाई बन्दीको लुगा लगाउन बन्द गरे। अनि यहोयाकीनले जीवनको रहल समय प्रत्येक दिन एबील-मरोदकसँग एउटै मेजमा बसेर खाए।

30 यस प्रकार राजा एबील मरोदकले यहोयाकीनलाई रहल जीवनमा प्रत्येक दिन भोजन प्रदान गरे।

इतिहासको पहिलो पुस्तक

आदमदेखि न्हसम्मको वंशावली

1-3 आदम, सेत, एनोश, केनान, महललेल यैरेद, हनोक, मत्शेलह, लेमेक, न्ह।

4 न्हका छोराहरू-शेम, हाम अनि येपेत थिए।

येपेतका सन्तानहरू

5 येपेतका छोराहरू-गोमेर, मागोग, मादै, यावान, तुबल, मेशेक अनि तीरास थिए।

6 गोमेरका छोराहरू-अश्कनज, दीपत अनि तोगर्मा थिए।

7 यावानका छोराहरू-एलीशा, तर्शीश, किर्तीम अनि रोदानीम थिए।

हामका सन्तानहरू

8 हामका छोराहरू- कृश, मिश्रेम, पूत र कनान थिए।

9 कृशका छोराहरू- सबा, हर्वाला, सबता, रामा

अनि सबतका थिए। रामाको छोराहरू शबा अनि ददान थिए।

10 कृशका छोरा, निम्रोद थिए जो पृथ्वीमा पहिलो साहसी योद्धा बनेका थिए।

11 मिश्रेमबाट, ल्दीहरू, अनामीहरू, लाहाबीहरू अनि नमूहीहरू,

12 पन्सीहरू, कस्तूरीहरू (जसबाट पलिशतीहरू आए) अनि कमोरीहरू थिए।

13 कनान सीदोनका पिता थिए। सीदोन तिनका जेठा छोरा थिए। कनान र हेत,

14 यबूसी, एमोरी, गिर्गशी,

15 हिज्वी अरकी, सीनी,

16 अर्वादी, समारी अनि हमातीहरूका पनि पिता थिए।

शेमका सन्तानहरू

17 शेमका छोराहरू- एलाम, अश्शर, अर्पक्षद, लूद अनि अराम थिए। अरामका छोराहरू-ऊज, हल, गेतेर मेशेक थिए।

18 अर्पक्षद शेलहका पिता थिए। शेलह एबेरका पिता थिए।

19 एबेरका दुइ छोराहरू थिए। एउटा छोराको नाउँ पेलेग थियो, किनभने तिनको जीवनकालमा पृथ्वीका मानिसहरूको विभिन्न भाषाहरूमा विभाजन भएका थिए। पेलेगको भाइको नाउँ योत्तान थियो।

20 (योत्तान, अल्मोदाद, शेलेप, हसमवित, येरह,

21 हदोराम, ऊजाल, दिकला,

22 एबाल, अबीमाएल, शबा,

23 ओपीर, हवीला र योबाबका यी सबै योत्तानका छोराहरू थिए।)

24 शेम, अर्पक्षद, शेलह,

25 एबेर, पेलेग, रऊ,

26 ससृग, नाहोर, तेरह

27 अनि अब्राम (अब्रामलाई अब्रहाम पनि भन्दछन्।)

अब्रहामका परिवार

28 अब्रहामका छोराहरू- इसहाक र इश्माएल थिए।

29 यी तिनीहरूका सन्तानहरू थिए। इश्माएलका जेठा छोरा नबायोत थिए। इश्माएलका अरू छोराहरू- केदार, अदबेल, मिब्साब,

30 मिशमा, दूमा, मस्सा, हदद, तेमा,

31 यत्, नापीश अनि केदमा थिए। यी इश्माएलका छोराहरू थिए।

32 कत्राका छोराहरू: कत्रा अब्रहामको उप-पत्नी थिईन्। तिनले जिभ्रान, योक्षान, मदान, मिघान, यिश्बाक अनि शूअहलाई जन्म दिइन्। योक्षानका छोराहरू शबा र ददान थिए।

33 मिघानका छोराहरू- एपा, एपेर, हनोक, अबीदा अनि एल्दा थिए।

यी सबै कत्राका छोराहरू थिए।

साराका छोराहरू

34 अब्रहाम इसहाकका पिता थिए, इसहाकका छोराहरू एसाव अनि इश्माएल थिए।

35 एसावका छोराहरू- एलीपज, स्पलन, यऊश, यालाम अनि कोरह थिए।

36 एलीपजका छोराहरू- तेमान, ओमार, एपी, गाताम र कनज थिए। एलीपज अनि तिम्नाका अमालेक नाउँ गरेको छोरा पनि थिए।

37 स्पलका छोराहरू- नहत, जेरह, शम्मा अनि मिज्जा थिए।

सेइरबाट एदोमीहरू

38 सेइरका छोराहरू- लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर अनि दीशान थिए।

39 लोतानका छोराहरू- होरी र होमाम थिए। लोतानकी तिम्ना नाउँ गरेकी बहिनी थिइन्।

40 शोबालका छोराहरू- अल्यान, मानहत, एबाल, शपी अनि ओनाम थिए।

सिबोनका छोराहरू- अर्यायी अनि अना थिए।

41 अनाको छोरा दीशोन थिए।

दीशोनका छोराहरू- हम्मन, एषबान, यित्रान, अनि करान थिए।

42 एसेरका छोराहरू- बिल्हान, जावान अनि याकान थिए।

दीशानका छोराहरू ऊज अनि अरान थिए।

एदोमका राजाहरू

43 इस्राएलमा राजाहरू हुनु भन्दा धेरै अघि नै एदोममा राजाहरू थिए, एदोमका राजाहरूका नाउँ यी हुनः

पहिलो राजा बओरको छोरा बेला थिए। बेलाको शहरको नाउँ दिनहाबा थियो।

44 जब बेलाको मृत्यु भयो जेरहाका छोरा योबाब नयाँ राजा भए। योबाब बोझाका छोरा थिए।

45 जब योबाबको मृत्यु भयो हशाम नयाँ राजा भए। हशाम तेमानी देशका थिए।

46 जब हशामको मृत्यु भयो बददका छोरा हदद नयाँ राजा भए। हददले मोआब देशमा मिथानीहरूलाई परास्त गरे। हददको शहरको नाउँ अबीत थियो।

47 जब हददको मृत्यु भए पछि सम्ला नयाँ राजा भए। सम्ला मासेकाका थिए।

48 सम्लाको मृत्यु पछि शाऊल नयाँ राजा भए। शाऊल यफ्रेटिस नदी किनारमा भएको रहोबोतका थिए।

49 जब शाऊलको मृत्यु भयो अकबोरका छोरा बाल-हनान नयाँ राजा भए।

50 जब बालहनानको मृत्यु भयो हदद नयाँ राजा भए। हददको शहरको नाउँ पाई थियो। हददकी पत्नीको नाउँ महतबेल थियो। महतबेल मनेदकी छोरी थिइन्। मनेद मेजाहाबकी छोरी थिइन्।

51 तब हददको मृत्यु भयो।

एदोमका अगुवाहरू तिम्ना, अल्या, यतेत,

52 ओहोलीबामा, एला, पीनोन,

53 कनज, तेमान, मिनसार,

54 मग्दीएल अनि ईराम, थिए। एदोमका प्रधान व्यक्तिहरूको सूची यहि हो।

2

इसाएलका छोराहरू

1 इस्राएलका छोराहरू- रबेन, शिमोन, लेवी, यहूदा, इसाकार, जबलून

2 दान, यूसुफ, बिन्यामीन, नमाली, गाद अनि आशेर थिए।

यहूदाका छोराहरू

3 यहूदाका छोराहरू- एर, ओनान अनि शेला थिए। बतशअ तिनीहरूकी आमा थिइन्। बतशअ कनान देशकी स्त्री थिइन्। परमप्रभुले देख्नु भयो कि यहूदाका जेठा छोरा एर दुष्ट थियो। यसकारण परमप्रभुले एलाई मारिदिनु भयो।

4 यहूदाको बृहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।

5 पेरेसका छोराहरू- हेभ्रोन र हामल थिए।

6 जेरहका पाँचजना छोराहरू- थिए तिनीहरू जिभ्री, एतान, हेमान, कल्कोल अनि दारा थिए।

7 जिभ्रीका छोरा कर्मी थिए। कर्मीको छोरा आकान* थिए। आकान ती मानिस थिए जसले इस्राएल माथि धेरै कष्ट ल्याएका थिए। आकानले युद्धबाट लिएका चीजहरू राखे। उसले ती सबै चिजहरू परमेस्वरलाई दिनु पर्ने थियो।

8 एतानका छोरा अजर्याह थिए।

9 हेभ्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए।

रामका सन्तानहरू

10 राम अम्मीनादाबका पिता थिए, अम्मीनादाब नहशोनका पिता थिए। नहशोन यहूदामा अगुवा थिए।

11 नहशोन सल्माका पिता थिए। सल्मा बोअजका पिता थिए।

12 बोअज ओबेदका पिता थिए। ओबेद यिशैका पिता थिए।

13 यिशै एलीआबका पिता थिए। एलीआब यिशैका जेठा छोरा थिए। यिशैका महिला छोरा अबीनादाब थिए। तिनका साहिला छोरा शिमा थिए।

14 नतनेल यिशैका काहिला छोरा थिए। यिशैका अन्तरे छोरा रैथु थिए।

15 ओसेम यिशैक जन्तरे छोरा थिए अनि दाऊद कान्छा छोरा थिए।

16 तिनीहरूका बहिनीहरू सस्य्याह अनि अबीगेल थिए। सस्य्याहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए।

17 अबीगेल अमासाका आमा थिइन्। अमासाका पिता येतेर थिए। येतेर इस्राएली थिए।

कालेबका सन्तानहरू

18 कालेब हेभ्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो।† अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए।

19 जब अजूबाको मृत्यु भयो, कालेबले एष्रातलाई विवाह गरे। कालेब अनि एष्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हर राखे।

20 हर ऊरीका पिता थिए। ऊरी बसलेलका पिता थिए।

21 पछि, जब हेभ्रोन साठी बंधका थिए, तिनले माकीरकी छोरीलाई विवाह गरे। माकीर गिलादका पिता थिए। हेभ्रोनले माकीरकी छोरीसित शारीरिक सम्बन्ध गरे अनि तिनले समूबलाई जन्म दिइन्।

22 समूब याईरका पिता थिए। याईरको गिलाद देशमा तेईसवटा शहरहरू थिए।

* 2:7: आकान वा "आकार।" † 2:18: अजूबाको ... थियो हिब्रमा यो पाठ गाहो छ वास्तविक यसले भन्छ: "उसको पत्नी अजूबाद्वारा अनि यरीओतद्वारा यरीओत हुनसक्छ अर्को पत्नी। कसै फण्डीहरूले उक्त्या गर्छ कि अजूबा यरीओतका छोरी थिइन्।"

23 तर गशूर र अरामले याईरका गाउँहरू कब्जा गरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका सा-साना शहरहरू थिए। जम्मा साठीवटा सा-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता मार्करका छोराहरूका थिए।

24 हेसोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहर नाउँ दिएको थियो अशहर तकोका पिता थिए।

यरहमेलका सन्तानहरू

25 यरहमेल हेसोनका जेठा छोरा थिए। यरहमेलका छोराहरू राम, बना, औरेन, ओसेम र अहियाह थिए। राम यरहमेलका जेठा छोरा थिए।

26 यरहमेलकी अर्की पत्नी अतारा थिइन्। ओनामकी आमा अतारा थिइन्।

27 यरहमेलका जेठा छोरा रामका छोराहरू थिए। तिनीहरू मास, यामीन अनि एकेर थिए।

28 ओनामका छोराहरू शम्मै अनि यादा थिए। शम्मैका छोराहरू नादाब अनि अबीशर हो।

29 अबीशरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए।

30 नादाबका छोराहरू सेलेद अनि अपेम थिए। सेलेदको मृत्यु बिनासन्तान भयो।

31 अपेमका छोरा मिशी थिए। मिशीका छोरा शेशान थिए। शेशानका छोरा अहलै थिए।

32 यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो।

33 जोनाथनका छोराहरू पेलेत र जाजा थिए। यो यरहमेलका सन्तानको सूची थियो।

34 शेशानका छोराहरू थिएनुन। तिनका छोरीहरू मात्र थिए। शेशान कहाँ यहाँ नाउँ गरेका एउटा मिश्री सेबक थिए।

35 शेशानले आफ्नी छोरीको विवाह यहाँसित गरी दिए। तिनीहरूका एक छोरा थिए। उसको नाउँ अतै थियो।

36 अतै नातानका पिता थिए। नातान जाबादका पिता थिए।

37 जाबाद एपलालका पिता थिए। एपलाल ओबेदका पिता थिए।

38 ओबेद येहका पिता थिए। येह अजर्याहका पिता थिए।

39 अजर्याह हेलेसका पिता थिए। हेलेस एलासाका पिता थिए।

40 एलासा सिम्मैका पिता थिए। सिम्मै शल्लूमका पिता थिए।

41 शल्लूम यकम्याहका पिता थिए अनि यकम्याह एलीशामाका पिता थिए।

42 कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिए: तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए।

43 हेब्रोनका छोराहरू- कोरह, तम्पूह, रेकेम अनि शेमा थिए।

44 शेमा रहमका पिता थिए। रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।

45 शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।

46 कालेबकी उप-पत्नीको नाउँ एपा थियो। एपा हारान, मोसा अनि गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए।

47 यहदैका छोराहरू- रेगेम, योताम, गेशान, पेलेत, एपा अनि शाम हुन्।

48 माका कालेबकी अर्की उपपत्नी थिइन्। माका शेबेर अनि तिर्हानकी आमा थिइन्।

49 माका, चाप अनि शबाकि पनि आमा थिइन्। चाप मदमन्नाका पिता थिए। शबा मक्बेना अनि गिबाका पिता थिए। कालेबकी छोरी अक्सा थिइन्।

50 यो कालेबका सन्तानहरूको सूचि हो। हर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन्। हरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल,

51 बेतलेहेमका संस्थापक सल्मा अनि बेत-गादेरका संस्थापक हारेप थिए।

52 शोबाल किर्यात-यारीमका संस्थापक थिए। यो शोबालका सन्तानहरूको सूची हो- हारोए, मनुहोनीहरूका आधा मानिसहरू,

53 अनि किर्यात यारीमका परिवार समूह यिनीहरू- यित्री, पृही, शुमाती अनि मिश्राती मानिसहरू हुन्। सोराती अनि एशताओलीहरू मिश्राती मानिसहरूबाट आएका थिए।

54 यो सल्माका सन्तानहरूको सूची हो- बेतलेहेमबाट मानिसहरू नतोपाती थिए, अतारोत, बेतयोआब, मानहतका आधा जनसंख्याहरू, सोरी मानिसहरू, थिए।

55 अनि ती पूजाहरीहरूका परिवार जो याबेशमा, तिरातमा, शिमातमा अनि सुचामा बस्छे। यी शास्त्रीहरू र केनी मानिसहरू हुन् जो हम्मतबाट आए। हम्मत बेत-नेकाबका घरका संस्थापक थिए।

3

दाऊदका छोराहरू

1 दाऊदका केही छोराहरू: हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची हो:

दाऊदका जेठा छोरा अम्मोन हुन्। अम्मोनकी आमा अहीनोअम थिइन्। तिनी यिजेल शहरकी हुन्।

माहिला छोरा दानिएल थिए। तिनकी आमा अबीगेल यहदाको कर्मलकी थिइन्।

2 साहिला छोरा अब्शालोम थिए। तिनकी आमा तल्वैकी छोरी माका थिइन्। तल्वै गशूरका राजा थिए।

कौहिला छोरा अदोनियाह थिए। तिनकी आमा हग्गीत थिइन्।

3 अन्तेर छोरा शपत्याह थिए। तिनकी आमा अबीतल थिइन्।

कान्छा छोरा यिनाम थिए। तिनकी आमा दाऊदकी पत्नी एला थिइन्।

4 दाऊदका यी छ जना छोराहरू हेब्रोनमा जन्मिए।

दाऊदले त्यहाँ सात वर्ष छ: महीना शासन गरे। दाऊदले यरुशलेममा 33 वर्ष सम्म राज गरे।

5 यरुशलेममा जन्मेका दाऊदका छोराहरू यी हुन्।

दाऊदकी पत्नी बेतशेबा अम्मीएलकी छोरी थिइन्। बेतशेबाबाट चारजना छोरा छोरीहरू भए, शिमा, शोबाब, नातान र सुलेमान।

6-8 अन्य नौ जना छोरा छोरीहरू थिए, यिभार, एलीशअ, एलीपिलेत, नोगह, नेपेग, यापी, एलीशामा, एल्यादा अनि एलीशापेलेत।

9 तिनीहरू सबै दाऊदका छोराहरू थिए। दाऊदकी उप-पत्नीबाट अन्य छोराहरू थिए। तामार दाऊदकी छोरी थिइन्।

दाऊदको पछि यहूदाका राजाहरू

- 10 मुल्लेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए।
 - 11 यहोशापातका छोरा योराम थिए। योरामका छोरा अहज्याह थिए। अहज्याहका छोरा योआश थिए।
 - 12 योआशका छोरा अमस्याह थिए। अमस्याहका छोरा अजर्याह थिए। अजर्याहका छोरा योताम थिए।
 - 13 योतामका छोरा आहाज थिए। आहाजका छोरा हिजकियाह थिए। हिजकियाहका छोरा मनश्शे थिए।
 - 14 मनश्शेका छोरा आमोन थिए। आमोनका छोरा योशियाह थिए।
 - 15 यो योशियाहका छोराहरूको सूची यही हो: जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए।
 - 16 यहोयाकीमका छोराहरू यकोन्याह, तिनका छोरा सिदकियाह थिए।
- बाबेल कब्जा पछि दाऊदको परिवार
- 17 यहोयाकीम बाबेलमा कैदी भए पछि यहोयाकीमका छोरा-छोरीहरूको सूची यही हो। तिनका छोरा-छोरीहरू शालतीएल,
 - 18 मल्कीराम, पदायाह, शेनस्सर, यकन्याह, होशामा अनि नदब्याह थिए।
 - 19 पदायाहका छोराहरू यस्बाबेल अनि शिमी थिए। यस्बाबेलका छोराहरू मशुल्लाम अनि हनन्याह थिए। शलोमीत तिनीहरूकी बहिनी थिइन्।
 - 20 यस्बाबेलका अरु पनि पाँच जना छोरा थिए। तिनीहरूका नाउँ हशबा, ओहेल, बेकन्याह, हसयाह, अनि यशाप-हेसेद हो।
 - 21 हनन्याहका छोरा पलत्याह थिए तिनका छोरा यशैयाह थिए अनि तिनका छोरा रपायाह थिए, अनि तिनका छोरा अर्नान थिए, तिनका छोरा ओबधाह, तिनका छोरा शकन्याह थिए।
 - 22 यो शकन्याहका सन्तानहरूको सूची हो शमायाह शमायाहका छ जना छोराहरू थिए: शमायाह, हत्सुर, यिगाल, बारीह, नार्याह अनि शापात।
 - 23 नार्याहका तीन जना छोराहरू थिए। ती एल्योएनै, हिजकियाह अनि अञ्जीकाम थिए।
 - 24 एल्योएनैका सात जना छोराहरू थिए। ती होदकन्याह, एल्योसीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी थिए।

4

यहूदाका अन्य कुल समूहहरू

- 1 यो यहूदाका छोराहरूको सूची हो:

ती पेरैस, हेसोन, कर्मी, हर अनि शोबाल थिए।

- 2 शोबालका छोरा रायाह थिए। रायाह यहतका पिता थिए। यहत अहमै अनि लहदका पिता थिए। सोराती मानिसहरू अहमै अनि लहदका सन्तान थिए।

3 एतामका छोराहरू यिज्जेल, यिश्मा अनि यिदबश थिए। अनि तिनीहरूकी हस्सलेल पोनी नाउँकी एक बहिनी थिइन्।

4 पनूएल गदोरका पिता थिए अनि एजेर हशका पिता थिए।

यी हरका छोराहरू थिए। हर एप्रातका जेठा छोरा थिए अनि एप्रात बेतलेहेमका संस्थापक थिए।

5 तकोका पिता अश्शर थिए। अश्शरको दुइ पत्रीहरू थिए। तिनीहरूको नाउँ हेला र नारा थियो।

6 नाराका अहुज्जाम, हेपेर, तेमनी अनि हाहशतारी आमा थिइन्। यिनीहरू नाराद्वारा अश्शरका पुत्रहरू थिए।

7 हेलाका छोराहरू सेरत, यिसहार एतमान र कोस थिए।

8 कोस आनूब अनि सोबेबाका पिता थिए। कोस अहर्हेल परिवार समूहका पनि पिता थिए। अहर्हेल हारूमका छोरा थिए।

9 याबेशे उसका दाज्यू-भाइहरू भन्दा धेरै आदरणीय थिए। तिनकी आमाले भन्थिन्, “मैले उसको नाउँ याबेशे राखे किनभने जब मैले उसलाई जन्म दिँदा म अति वेदनमा थिएँ।”

10 याबेशेले इम्पाएलका परमेश्वरलाई प्रार्थना गरे र भने, “म चाहन्छु कि तपाईंले मलाई साँच्चै आशीर्वाद दिनुहुनेछ। म चाहन्छु तपाईंले मलाई अधिक भूमि दिनुहुनेछ। मेरो नजिक रहनु होस् अनि मलाई चोट पुर्याउन कसैलाई पनि नदिनुहोस्। तब मलाई कुनै पीडा हुने छैन।” अनि परमेश्वरले याबेशेलाई त्यही दिन भयो जो तिनले मागेका थिए।

11 कलूब शअका भाइ थिए। कलूब महीरका पिता थिए। महीर एशोनका पिता थिए।

12 एशोन बेत-रापा, पासेह अनि तहिन्नाका पिता थिए। तहिन्ना इर-नाहशका पिता थिए। ती मानिसहरू रेकाका थिए।

13 कनजका छोराहरू ओत्रीएल अनि सरायाह थिए। ओत्रीएलका छोराहरू हतत अनि मोनोतै थिए।

14 मोनोतै ओप्राका पिता थिए। अनि सरायाह योआबका पिता थिए। योआब गहरशीमीका संस्थापक थिए। ती मानिसहरूलाई यो नाउँ दिए किनभने तिनीहरू कारीगरहरू थिए।

15 कालेब यपून्नेका छोरा थिए। कालेबका छोराहरू ईरू, एला, अनि नआम थिए। एलाका छोरा कनज थिए।

16 यहललेलका छोराहरू-जीप, जीपा, तिरया अनि अस्सेल थिए।

17-18 एञ्जाका छोराहरू येतेर, मेरेद, एपर अनि यालोन थिए अनि बित्याहले मिर्याम, शम्मे अनि यिश्बहलाई जन्म दिए। यिश्बह एशतमोका पिता थिए। अनि उसकी पत्री यहूदाबाटका थिइन् जसले येरेद, हेबर र यक्तीएल जन्म दिइन्। येरेद गदोरका पिता थिए। हेबेर सोकोका पिता थिए अनि यक्तीएल जानोका पिता थिए। यी सबै फिराउनकी छोरी बित्याहका छोराहरू थिए तिनी यहूदाकी पत्री थिइन्।

19 मेरेदकी पत्री नहमकी बहिनी थिइन्। मेरेदको पत्री यहूदाकी थिइन्। मेरेदको पत्रीका छोराहरू कीला र एशतमोका पिता थिए। कीला गरेमी मानिसहरूबाट थिए। अनि एशतमो माकाती मानिसहरूबाट थिए।

20 शिमोनका छोराहरू अम्मोन, रिन्ना, बेन, हानान अनि तीलोन थिए।

यिशीकाछोराहरू जोहेत अनि बेन-जोहेत थिए।

21-22 यहूदाका छोरा शेला थिए। शेलाका छोराहरू- एर, लादा, योकीम, कोजेबाका मानिसहरू, योआश अनि साराप थिए। एर लेकाका पिता थिए। लादा मारेशा अनि बेत अशेबयाम मलमलका लुगा बनाउने परिवार समूहका पिता थिए। योआश अनि सारापले मोआबी स्त्रीहरू विवाह गरे। तब तिनीहरू बेतलेहेम फर्की गए। यो परिवारको विषयमा लेखिएका कुराहरू अति पुराना छन्।

23 शेलाका ती छोराहरू कर्मी थिए जो माटोका सामानहरू बनाउथे। तिनीहरू नताईम अनि गदेरामा बस्थे। तिनीहरू शहरमा बस्थे अनि राजाका निम्ति काम गर्थे।

शिमोनका सन्तानहरू

- 24 शिमोनका छोराहरू नमूएल, यामीन, यारीब, जेरह अनि शाऊल थिए।
- 25 शाऊलका छोरा शल्लूम थिए। शल्लूमका छोरा मिब्साय थिए। मिब्सायका छोरा मिशमा थिए।
- 26 मिशमाका छोरा हम्मूएल थिए। हम्मूएलका छोरा जक्कूर थिए। जक्कूरका छोरा शिमी थिए।
- 27 शिमीको सोह्र जना छोरा र छ जना छोरीहरू थिए। तर शिमीका भाइहरूका धेरै छोरा थिएनन्। शिमीका भाइहरूको परिवार यहूदाका अन्य समूहहरूको जस्तै तिनीहरूको परिवार ठूलो थिएन।
- 28 शिमीका सन्तानहरू बर्शेबा, मोलादा, हसरशूआल,
- 29 बिल्हा, एसेम, तोलाद,
- 30 बत्एल, होर्मा, सिक्त्लग,
- 31 बेत, मर्काबेत, हसरशूमी, बेत, बिरी अनि शारेममा बस्थे। तिनीहरू ती शहरमा दाऊद राजा नभए सम्म बसे।
- 32 यी शहरहरू नजिकका पाँचवटा गाउँ एताम, एन, रिम्मोन, तोकेन अनि अशान थिए।
- 33 त्यहाँ बेला सम्म अन्य गाउँहरू पनि थिए। यही तिनीहरू बस्थे अनि तिनीहरूले आफ्ना परिवारकोबारे इतिहास पनि लेखे।
- 34-38 यो सूची ती व्यक्तिहरूको हो जो तिनीहरूका परिवार समूहका प्रधान थिए। तिनीहरू मशोबाब, यम्लेक, अम्मस्याहका छोरा योशा, योएल, योशिय्याहका छोरा येहु, सरायाहका छोरा योशिय्याह, असीएलका छोरा सरायाह, एल्मयोएन, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह, अनि जीजा शिपीका छोरा थिए। शिमी अल्लोनका छोरा थिए अनि अल्लोन यदायाहका छोरा थिए। यदायाह शिमीका छोरा थिए अनि शिमी शमायाहका छोरा थिए।

यी मानिसहरूका परिवारहरू खूबै विशाल भए।

- 39 तिनीहरू गदोर शहर देखि बाहिर बेंसीको पूर्वतिरको क्षेत्रमा गए। तिनीहरू त्यस स्थानमा आफ्ना भेडा र गाई बस्तुका निम्ति खर्क खोज्न गए।
- 40 तिनीहरूले त्यहाँ प्रशस्त मात्रामा फलवान भूमि भेट्टाए। भूमि विस्तृत शान्तिपूर्ण अनि सूनसान थियो। अतीतमा यहाँ हामका सन्तानहरू बस्थे।
- 41 यो त्यस समय थियो जब हिजकियाह यहूदाका राजा थिए। ती मानिसहरू गदोरमा आए अनि हामीत मानिसहरूसित युद्ध गरे। तिनीहरूले हामीत मानिसहरूका छाउनीहरू नष्ट गरिदिए। ती मानिसहरू मुनि जातिका मानिसहरूसितपनि लडे जो त्यहाँ बस्थे। यी मानिसहरूले समस्त मुनि मानिसहरूलाई परास्त गरे। यो स्थानमा अहिले पनि कुनै मुनि जातिका मानिसहरू छैनन्। यसर्थ ती मानिसहरू त्यहाँ बस्न थाले किनभने त्यो भूमिमा तिनीहरूका भेडाहरूका निम्ति घाँस थियो।
- 42 शिमोन परिवार समूहबाट पाँच सय मानिसहरू सेइरको पहाडी देशमा गए। यिशीका छोराहरूले तिनीहरूको अगुवाइ गरे। ती छोराहरू पलत्याह, नार्याह, रायायाह अनि उज्जीएल थिए। शिमोनी जातिका मानिसहरू त्यस स्थानमा बसे मानिसहरूसित लडे।
- 43 त्यहाँ केही बाँचेका अमालेकीहरू मात्र अझै बस्दै थिए। यसकारण यी शिमोनीहरूले तिनीहरूलाई मारिदिए। त्यस समय देखि अहिले सम्म ती शिमोनीहरू सेइरमा बसिरहेका छन्।

5

स्बेनका सन्तानहरू

- 1-3 इस्राएलका जेठा छोरा स्बेन थिए। स्बेनले जेठो छोरोले पाउनु पर्ने विशेष सुविधाहरू, पाउनु पर्ने थियो। तर स्बेनले आफ्ना पिताको उपपट्टीसित शारीरिक सम्बन्ध राखे। यसर्थ ती विशेष सुविधाहरू यसुफका छोराहरूलाई दिइयो। परिवारिक इतिहासमा स्बेनको नाउँ जेठा छोराको रूपमा लेखिएको छैन। यहूदा आफ्ना भाइहरू भन्दा अधिक बलवान भए यसर्थ तिनका परिवारबाट प्रधानहरू आए। तर यसुफका परिवारले अन्य सुविधाहरू पाए जो सबै भन्दा जेठा छोरोले पाउँथे।

स्बेनका छोराहरू हनोक, पल्लु, हेथेयन अनि कर्मी थिए।

- 4 यी नाउँहरू योएलका सन्तानहरूका हुन योएलका छोरा शमायाह थिए। शमायाहका छोरा गोग थिए। शिमी गोगका छोरा थिए।
- 5 शिमीका छोरा मीका थिए। मीकाका छोरा रायाह थिए। रायाहका छोरा बाल थिए।
- 6 बालका छोरा बेरा थिए। अशूरका राजा तिल्लत-पिलेसेरले बेरालाई आफ्नो घर छोड्न करलगाए। यसर्थ बेरा राजाका कैदी भए। बीरह स्बेन परिवार समूहका एक अगुवा थिए।
- 7 योएलका भाइहरू अनि तिनका सबै परिवार समूहहरूलाई त्यसरी नै लेखिएको छ जसरी वंशावलीको सूचीमा लेखिएको छ यीएल जेठा छोरा थिए, त्यसपछि जकर्याह,
- 8 अनि बेला, बेला अजाजका छोरा थिए। अजाज शेमाका छोरा थिए। शेमा योएलका छोरा थिए। तिनीहरू अरोएको नेबो अनि बाल-मोनसम्म फैलिएको क्षेत्रमा बस्थे।
- 9 बेलाका मानिसहरू पूर्वमा युरेटिस नदीको पूर्व पट्टिको मरुभूमिको किनारमा बस्थे। किनभने गिलाद प्रान्तमा तिनीहरूका धेरै गाई-वस्तुहरू थिए।
- 10 जब शाऊल राजा थिए। बेलाका मानिसहरूले हगारी मानिसहरूसित युद्ध गरे। तिनीहरूले हगारी मानिसहरूलाई परास्त गरे। त्यस बेलाका मानिसहरू तम्बूहरूमा बसे जो हगारी जातिका थिए। तिनीहरू ती तम्बूहरूमा बसे अनि गिलादको पूर्वतिरको सम्पूर्ण क्षेत्रमा यात्रा गरे।

गादका सन्तानहरू

- 11 गाद कुल समूहका मानिसहरू स्बेन कुल समूहका मानिसहरूको छेउमा बस्थे। गादी मानिसहरू बाशान क्षेत्रमा सलका शहरसम्म बस्थे।
- 12 बाशानमा प्रथम प्रधान योएल भए। शापाम द्वितीय प्रधान थिए। त्यसपछि यानै प्रधान भए।
- 13 तिनीहरूका परिवारका सात भाइहरू मीकाएल, अश्ल्लाम, शेबा, योरे, याकान, जीआ अनि एबेर थिए।
- 14 ती मानिसहरू अबीहेलका सन्तान थिए। अबीहेल ह्रीका छोरा थिए। ह्री यारोहका छोरा थिए। यारोह गिलादका छोरा थिए। गिलाद मीकाएलका छोरा थिए। मीकाएल यशीशैका छोरा थिए। यशीशि यहदोका छोरा थिए। यहदो बूजका छोरा थिए।
- 15 अही अब्दीएलका छोरा थिए। अब्दीएल गृनीका छोरा थिए। अही तिनीहरूको परिवार समूहका प्रधान थिए।
- 16 गाद परिवार समूहका मानिसहरू गिलाद क्षेत्रमा बस्थे। तिनीहरू बाशानको क्षेत्रमा बाशान वरिपरिका सा-साना शहरहरूमा अनि शारोन क्षेत्रका सीमानासम्म फैलिएका सबै खर्कहरूमा बस्थे।
- 17 योताम अनि यारोबामका समयमा यी सबै मानिसहरूका नाउँ गादका वंशावलीका सूचीमा लेखिएका थिए। योताम यहूदाका राजा थिए अनि यारोबाम इस्राएलका राजा थिए।

युद्धमा निपुण केही सैन्यकहरू

18 मनश्शे कुल समूहका आधा कुल अनि स्वेन र गादका कुल समूहहरूसित 44,760 साहसी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू युद्धमा निपुण थिए। तिनीहरूले ढाल अनि तरवारहरू बोक्थे अनि तिनीहरू धनु काँड चलाउन पनि सिपालु थिए।

19 तिनीहरूले हगारीहरू र यतूर, नापीश अनि नोदाबका मानिसहरूसित युद्ध शुरू गरे।

20 मनश्शे, स्वेन अनि गादका कुल समूहहरूका ती मानिसहरूले युद्धमा परमेश्वरसित प्रार्थना गरे। तिनीहरूले परमेश्वरसित यहायता मागे किनभने तिनीहरूले उहाँमा शरोसा गरेका थिए। यसर्थ परमेश्वरले तिनीहरूलाई सहायता गर्नु भयो। परमेश्वरले तिनीहरूलाई हगरीहरूलाई हराउन आशिष दिनुभयो। अनि तिनीहरूले अन्य मानिसहरूलाई पनि हराए जो हगरीहरूसित थिए।

21 तिनीहरूले हगारीहरूका पशुहरू लगे। तिनीहरूले 50,000 ऊँटहरू; 2,50,000 भेडाहरू; 2,000 गधाहरू; अनि 1,00,000 मानिसहरूलाई कैद गरे।

22 धेरै हगारीहरू मारिए किनभने परमेश्वरले स्वेनीहरू, गादीहरू र मनश्शेको आधाकुल समूहलाई युद्ध जित्न सहायता गर्नुभएको थियो। तब मनश्शे, स्वेन अनि गादका कुल समूहहरूका ती मानिसहरू हगारीहरूको भूमिमा बसे। तिनीहरू त्यहाँ त्यसबेला सम्म बसे जबसम्म इस्राएलका मानिसहरूलाई कैद गरिएका थिएनन्।

23 मनश्शेका आधा कुल समूहका मानिसहरू बाशान क्षेत्रमा बाल-हर्मान, सनीर अनि हर्मोन पर्वत सम्म बस्थे तिनीहरू अनगन्ती थिए।

24 मनश्शेका आधा कुल समूहका मुख्य मानिसहरू यी थिए: एपर, यिशी, एलीएल, अज्रीएल, यिर्मयाह होदबियाह अनि यहदीएल। ती सबै बलवान र साहसी मानिसहरू थिए। ती प्रसिद्ध मानिसहरू थिए अनि तिनीहरू आफ्ना परिवारहरूका प्रमुख आत्मा थिए।

25 तर ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले पुज्ने परमेश्वरको विरुद्ध पाप गरे। तिनीहरूले त्यस भूमिका देवताहरूको पूजा गर्न शुरू गरे। परमेश्वरले ती मानिसहरू जसलाई पहिले ध्वस्त गर्नु भएको थियो।

26 इस्राएलका परमेश्वरले पूललाई युद्धमा जान इच्छुक तुल्याउनु भयो। पूल अशरूका राजा थिए। तिनलाई तिम्लत पिलेसेर पनि भनिन्थ्यो। तिनले मनश्शे, स्वेन अनि गाद कुल समूहका मानिसहरूसित युद्ध गरे। तिनले उनीहरूलाई आफ्ना घर छोड्न बाध्य तुल्याए अनि तिनीहरूलाई कैदी बनाए। पूलले तिनीहरूलाई हलह, हाबोर, हारा अनि गोजान नदी नजिकमा ल्याए। इस्राएलीको कुल समूह ती स्थानहरूमा त्यस समय देखि आजसम्म पनि बसिरहेका छन्।

6

लेवीका सन्तानहरू

1 लेवीका छोराहरू: गेशोम, कहात अनि मरारी थिए।

2 कहातका छोराहरू: अग्राम, इसहार, हेजोन, अनि उज्जीएल थिए।

3 अग्रामका छोरा-छोरीहरू: हासन्, मोशा र मरियम थिए।

4 हासन्का छोराहरू: नादाब, अबीह, एलाजार अनि ईतामार थिए।

5 एलाजार पीनहासका पिता थिए। पीनहास अबीशूका पिता थिए।

6 अबीशू बुक्कीका पिता थिए। बुक्की उज्जीका पिता थिए।

7 उज्जी जरयाहका पिता थिए। जरयाह मरायोतका पिता थिए।

8 मरायोत अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।

9 अहीतूब सादोकका पिता थिए। सादोक अहीमासका पिता थिए।

10 अहीमास अजर्याहका पिता थिए। अजर्याह योहानानका पिता थिए।

11 योहानान अजर्याहका पिता थिए। (अजर्याह ती व्यक्ति हुन जसले यरूशलेममा सुलेमान द्वारा निर्माण गरिएको मन्दिरमा पूजाहारीको रूप सेवा गरेका थिए।)

12 अजर्याह अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।

13 अहीतूब सादोकका पिता थिए। सादोक शल्लुमका पिता थिए।

14 शल्लुम हिल्कियाहका पिता थिए। हिल्कियाह अजर्याहका पिता थिए।

15 अजर्याह सरयाहका पिता थिए। सरयाह योहोसादाकका पिता थिए।

16 योहोसादाकलाई उनको घर छोड्न बाध्य तुल्याइयो जब परमप्रभुले यहदा अनि यरूशलेमलाई टाढा पठाउनु भयो। ती मानिसहरूलाई अर्को देशमा कैदी बनाइएको थियो। परमप्रभुले यहदा अनि यरूशलेमका मानिसहरूलाई कैदी तुल्याउनको निम्ति नबूकदनेसरलाई प्रयोग गर्नुभयो।

लेवीका अन्य सन्तानहरू

17 लेवीका छोराहरू: गेशोम, कहात अनि मरारी थिए।

18 गेशोमका छोराहरूको नाउँ: लिब्नी र शिमी थिए।

19 कहातका छोराहरू: अग्राम, यिसहार, हेजोन अनि उज्जीएल थिए।

20 मरारीका छोराहरू: महली अनि मूशी थिए।

21 यी लेवीका कुल समूहका वंशावलीको सूचि हो तिनीहरूका नाउँको अधि तिनीहरूका पिताहरूका नाउँ लेखिएका छन्।

22 यी गेशोमका सन्तानहरू थिए: लिब्नी गेशोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए।

23 योआह जीम्माका छोरा थिए। इझे योआहका छोरा थिए। जेरह इझेका छोरा थिए। यातै जेरहका छोरा थिए।

24 यी कहातका सन्तानहरू थिए: अम्मीनादाब कहातका छोरा थिए। कोरह अम्मीनादाबका छोरा थिए। अस्सीर कोरहका छोरा थिए।

25 एल्काना अस्सीरका छोरा थिए। एब्यासाप एल्कानाका छोरा थिए। अस्सीर एब्यासापका छोरा थिए।

26 जहत अस्सीरका छोरा थिए। ऊरीएल नहतका छोरा थिए। उज्जियाह ऊरीएलका छोरा थिए। शाऊल उज्जियाहका छोरा थिए।

27 एल्कानाका छोराहरू: अमासे अनि अहीमोत थिए।

28 सोपे एल्कानाका छोरा थिए। नहत सोपेका छोरा थिए।

29 एलीआब नहतका छोरा थिए। यरोहाम एलीआबका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। शमूएल एल्कानाका छोरा थिए।

30 शमूएलका जेठा छोरा योएल र कान्छ अब्याह हुन्।

31 यी मरारीका छोराहरू हुन्: महली मरारीका छोरा थिए, लिब्नी महलीका छोरा थिए; शिमी लिब्नीका छोरा थिए; उज्जा शिमीका छोरा थिए।

32 शिमी उज्जाका छोरा थिए। हम्मियाह शिमीका छोरा थिए। असायाह हम्मियाहका छोरा थिए।

मन्दिरका संगीतकारहरू

- 31 यी ती मानिसहरू हुन् जसलाई दाऊदले परमप्रभुको मन्दिरको पालमा कराएको सन्दूक राखेपछि सङ्गीतको हेर- विचारका निम्ति छाने।
 32 यी मानिसहरूले पवित्र पालमा गाएर सेवा गर्थे। पवित्र पाललाई भेटघाट गर्ने पालपनि भनिन्छ अनि यी मानिसहरूले सुलेमानले यस्शलेममा परमप्रभुको मन्दिर नबनाउञ्जेलसम्म सेवा गरे। तिनीहरूले आफ्ना कामका निम्ति दिइएका नियमहरूको अनुसरण गर्दै सेवा गरे।
 33 यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले संगीत द्वारा सेवा गरे।

कहात वंशका परिवारहरू थिए: सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शम्एलका छोरा थिए।

34 शम्एल एल्कानाका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। यरोहाम एलीएलका छोरा थिए। एलीएल तोहका छोरा थिए।

35 तोह सूपका छोरा थिए। सूप एल्कानाका छोरा थिए। एल्काना योएलका छोरा थिए।

36 योएल अजयाहका छोरा थिए, अजयाह सपन्याहका छोरा थिए।

37 सपन्याह तहतका छोरा थिए। तहत अस्सिरका छोरा थिए। अस्सिर एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए।

38 कोरह थिसहारका छोरा थिए। थिसहार कहातका छोरा थिए। कहात लेवीका छोरा थिए। लेवी इस्राएलका छोरा थिए।

39 आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए।

40 शिमाअ मीकाएलका छोरा थिए। मीकाएल बासेयाहाका छोरा थिए। बासेयाह मल्कियाहका छोरा थिए।

41 मल्कियाह एदीका छोरा थिए। एदी जेरहका छोरा थिए। जेरह अदायाहका छोरा थिए।

42 अदायाह एतानका छोरा थिए। एतान जीम्माका छोरा थिए। जीम्मा शिमीका छोरा थिए।

43 शिमी यहतका छोरा थिए। यहत गेशोमका छोरा थिए। गेशोम लेवीका छोरा थिए।

44 मरारीका सन्तानहरू हेमान अनि आसापका आफन्तहरू थिए। तिनीहरू हेमानका देब्रेतिरका गायक समूह थिए। एतान कीशीका छोरा थिए।
 किशी अब्दीका छोरा थिए। अब्दी मल्लूकका छोरा थिए।

45 मल्लूक हशबयाहका छोरा थिए। हशबयाह अमस्याहका छोरा थिए। अमस्याह हिल्कियाहका छोरा थिए।

46 हिल्कियाह अम्सीका छोरा थिए। अम्सी बानीका छोरा थिए। बानी शेमेरका छोरा थिए।

47 शेमेर महलीका छोरा थिए। महली मशीका छोरा थिए। मशी मरारीका छोरा थिए। मरारी लेवीका छोरा थिए।

48 हेमान अनि आसापका दाज्यू-भाईहरू लेवीहरू थिए। लेवीहरूलाई पवित्र पालमा काम गर्नको निम्ति चुनिएका थिए। पवित्र पाल परमेश्वरको घर थियो।

49 तर, हास्नका सन्तानहरूलाई मात्र होमबलिको वेदीमा अनि धूपवेदीमा धूप बाल्ने अनुमति थियो। हास्नका सन्तानहरूले परमेश्वरको मन्दिरको अनि पवित्र स्थानमा सबै कामहरू गर्थे। तिनीहरूले इस्राएलका मानिसहरूलाई श्रद्धा तल्याउनेरिति पनि गर्थे। तिनीहरूले ती सबै नियमहरू अनि विधिहरू अनुसरण गर्दथे जसको निम्ति मोशाले आज्ञा दिएका थिए। मोशा परमेश्वरको दास थिए।

हास्नका सन्तानहरू

50 यी हास्नका छोरा थिए, एलाजार हास्नका छोरा थिए। पीनहास एलाजारका छोरा थिए। अबीह पीनहासका छोरा थिए।

51 बुक्की अबीशका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए। जरायाह उज्जीका छोरा थिए।

52 मरायोत जरायाहका छोरा थिए। अमर्याह मरायोतका छोरा थिए। अहीतब अमर्याहका छोरा थिए।

53 सादोक अहीतबका छोरा थिए। अहीमास सादोकका छोरा थिए।

लेवी परिवारहरूका निम्ति घरहरू

54 यी ती स्थानहरू हुन् जहाँ हास्नका सन्तानहरू बस्दथे तिनीहरूलाई दिएको तिनीहरूको भूमिमा आफ्ना छाउनी हालेर बस्थे। कहातीहरूले त्यस भूमिको पहिलो भाग पाए जो लेवीहरूलाई दिइएको थियो।

55 तिनीहरूलाई हेब्रोन शहर अनि त्यसका वरीपरिका खेतहरू दिइएका थिए। यो यहुदाको प्रान्तमा थियो।

56 तर शहर खेतहरू अनि हेब्रोन वरिपरिको गाउँहरू यूप्नेका छोरा कालेबलाई दिइयो।

57 हास्नका सन्तानहरूलाई सुरक्षित-शहरहरू दिइयो: हेब्रोन, लिब्ना, यतीर एशतोम,

58 हीलेन, दबीर,

59 आशान, युन्ता अनि बेत-शेमेश शहरहरू पनि दिइयो। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।

60 बिन्यामीन कुल समूहबाट तिनीहरूले गिबोन, गेबा, अल्लेमेत अनि अनातोत शहरहरू पाए। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।

कहात वंशलाई तेब्वटा शहरहरू दिइयो।

61 कहातका बाकी सन्तानहरूले मनश्शेका आधा कुल समूहबाट गोला हालेर दशवटा शहरहरू पाए।

62 ती परिवार समूह जो गेशोमका सन्तान थिए तिनीहरूले तेब्वटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू इस्साकार, आशेर, नमाली अनि बाशानका क्षेत्रमा बसेर मनश्शेका कुल समूहका अंशबाट पाए।

63 परिवार समूह जो मराका सन्तानहरू थिए, तिनीहरूले बाह्वटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू रुबेन, गाद अनि जबलूनका कुल समूहहरूबाट पाए। तिनीहरूले ती शहरहरू चिशा द्वारा पाए।

64 यसरी इस्राएली मानिसहरूले ती शहरहरू अनि खेतहरू लेवी मानिसहरूलाई दिए।

65 तिनीहरूले तिनीहरूलाई शहरहरू यहुदा, शिमोन अनि बिन्यामीन कुल समूहहरूलाई गोला हालेर दिए। ती शहरहरू नाउँ द्वारा तोकिएका थिए।

66 एषैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिशाद्वारा पाए।

67 तिनीहरूले तिनीहरूलाई सुरक्षित शहरहरू रोकेम, गेजेर दिए।

68 योक्कामा, बेथहोरोन,

69 अय्यालोन अनि गात रिम्मोन शहरहरूपनि दिइए। तिनीहरूले ती शहरहरूसँग खेतहरू पनि पाए। ती शहरहरू एषैमका पहाडी देशमा थिए।

70 अनि मनश्शे कुल समूहका आधाबाट इस्राएली मानिसहरूले आनेर अनि बिलाम शहरहरू कहातका वंशहरूलाई दिए। ती कहात वंशहरूले शहरहरूसँगै खेतहरू पनि पाए।

अन्य लेवी परिवारहरूले घरहरू प्राप्त गरे

71 गेशोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अशरतारोतसँगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।

72-73 गेशोम परिवारहरूले केदेश, दाबरत, रामोत अनि अनेम शहरहरू पनि इस्साकारका कुल समूहबाट पाए। तिनीहरूले ती शहरहरू नजिकका खेतहरू पनि यी शहरहरूसितै पाए।

74-75 गेशोम कुलहरूले माशाल, अब्दोन, हकोक अनि रहोबले पनि आशेरका कुल समूहबाट शहरहरू पाए। तिनीहरूले शहरहरूसितै खेतहरू पनि पाए।

76 गेशोम वंशहरूले गालीलको केदेश, हम्मोन अनि कियार्तिम शहरहरू पनि नमालीका कुल समूहबाट पाए। तिनीहरूले शहरहरूसितै खेतहरू पनि पाए।

77 बाकिरहेका रिम्मोन अनि ताबोर शहरहरू जबलूनका कुल समूहबाट पाए। तिनीहरूले नजिकैको खेतहरू पनि शहरहरूसितै पाए।

78-79 मरारी परिवारहरूले मरुभूमिको बेसेर अनि यहसा, शहरहरू स्बेनका कुल समूहबाट पाए। स्बेनका कुल समूह यर्दन नदी पारी यरीहो शहरको पूर्वमा बस्थे। यी मरारी परिवारहरूले ती शहरहरूसितै नजिकका खेतहरू पनि पाए।

80-81 अनि मरारी वंशहरूले गिलादको रामोत, महनेम, हेरबोन, अनि याजेर शहरहरू गादका कुल समूहबाट पाए। तिनीहरूले ती शहरहरूसँगै नजिकका खेतहरू पनि पाए।

7

इस्साकारका सन्तानहरू

- 1 इस्साकारका चारजना छोराहरू थिए। तिनीहरूका नाउँ तोला, पूवा, याशब अनि शिप्रोन थियो।
- 2 तोलाका छोराहरू- उज्जी, रपायाह, यरीएल, यहमे, थिब्साम अनि शमूएल थिए। ती सबै तिनीहरूका परिवारहरूका प्रधानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका सन्तानहरू शक्तिशाली सैनिकहरू थिए। तिनीहरूका परिवारहरू बढ्दै गए दाऊद राजा भएको समयमा 22,600 मानिसहरू युद्धका निम्ति तयार थिए।
- 3 उज्जीका छोरा यिज्रयाह थिए। यिज्रयाहका छोराहरू मीकाएल, ओबदियाह यीएल अनि यिशयाह थिए। ती पाँचै जना तिनीहरूका परिवारहरूका अगुवाहरू थिए।
- 4 तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 36,000 सेनाहरू युद्धका निम्ति तयार थिए। तिनीहरूको परिवार ठूलो थियो किनभने तिनीहरूका धेरै पत्नीहरू अनि छोरा छोरीहरू थिए।
- 5 वंशावली सूचिले देखाउँछ कि इस्साकारका कुल समूहमा 87,000 शक्तिशाली सैनिकहरू थिए।

बिन्यामीनका सन्तानहरू

- 6 बिन्यामीनका तीन जना छोराहरू थिए। तिनीहरूका नाउँ बेला, बेकेर, अनि यदीएल थियो।
- 7 बेलाका पाँच जना छोराहरू थिए। तिनीहरूका नाउँ एस्बोन, उज्जी, उज्जीएल, यरीमोत अनि ईरी थियो। ती तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 22,034 सैनिकहरू थिए।
- 8 बेकेरका छोराहरू जर्मीरा, योआश, एलाजार, एल्योएन, ओम्री, यरेमोत, अब्बियाह, अनातोत अनि आलेमेत थिए। ती सबै बेकेरका छोरा छोरीहरू थिए।
- 9 तिनीहरूका वंशावलीका सूचिले देखाउँछ कि परिवारका अगुवाहरू को को हुन्। अनि तिनीहरूको वंशावलीका सूचिले यो पनि देखाउँ छ कि तिनीहरूसित 20,200 सैनिकहरू थिए।
- 10 यदीएलका छोरा बिल्हान थिए। बिल्हानका छोराहरू- यूऊश, बिन्यामीन, एहद, कनाना जेतान, तर्शीश अनि अहीशहरू थिए।
- 11 यदीएलका सबै छोराहरू तिनीहरूका परिवारका मुख्य मानिसहरू थिए। तिनीहरूसित 17,200 सैनिकहरू युद्धका निम्ति तयार थिए।
- 12 शुप्मी अनि हुप्पीहरू ईरका सन्तानहरू थिए। हुशीम अहेरका छोरा थिए।

नमालीका सन्तानहरू

- 13 नमालीका छोराहरू यहसीएल, गुनी, येसेर अनि शल्लूम थिए। अनि यी बिल्हाका सन्तानहरू थिए।

मनश्शेका सन्तानहरू

- 14 यी मनश्शेका सन्तानहरू हुन: मनश्शेको आरामी उप-पत्नीबाट जन्मेका छोराको नाउँ अश्रीएल थियो। तिनले माकीर जन्माइन्। माकीर गिलादका पिता थिए।
- 15 माकीरले हुप्पी अनि शुप्पी मानिसहरूका समूहकी एउटी श्रीलाई विवाह गरे। माकीरका बहिनीको नाउँ माका थियो। अर्कोको नाउँ सलोफाद थियो। सलोफादका छोरीहरू मात्र थिए।
- 16 माकीरकी पत्नी माकाका एउटा छोरा थिए। माकाले यो छोराको नाउँ पेरिस राखिन। पेरिसको भाइको नाउँ शेरेश थियो। शेरेशका छोराहरू ऊलाम अनि राकेम थिए।
- 17 ऊलामका छोरा बदान थिए। यी गिलादका सन्तानहरू थिए। गिलाद माकीरका छोरा थिए। माकीर मनश्शेका छोरा थिए।
- 18 माकीरकी बहिनी हम्मोलेकेतका छोराहरूका नाउँहरू ईशोद, अबिएजेर अनि महला थिए।
- 19 शमीदाका छोराहरू अहियान, शेकेम, लिखी अनि अनीआम थिए।

एप्रैमका सन्तानहरू

- 20 यी एप्रैमका सन्तानहरूका नाउँहरू यही हो। एप्रैमका छोरा शूतेलह थिए। शूतेलहका छोरा बेरेद थिए। बेरेदका छोरा तहत थिए।
- 21 तहतका छोरा एलादा थिए। एलादाका छोरा तहत थिए। तहतका छोरा जाबाद थिए। जाबादका छोरा शूतेलह थिए। केही मानिसहरू गात शहरमा गएका थिए, तिनीहरूले गातका मानिस एजेर अनि एलालाई मारे। यसो भयो किनभने एजेर र एला गित्ती मानिसहरूका गाई बस्तु र भेडाहरू चोरन गएका थिए।
- 22 एप्रैम एसेर अनि एलाका पिता थिए। तिनी धेरै दिनसम्म एजेर र एलादको मृत्युको कारण रोइन्थे। एप्रैमका परिवार उनलाई सान्त्वना दिन आए।
- 23 तब एप्रैमले आफ्नी पत्नीसित सहवास गरे। एप्रैमकी पत्नी गर्भवती भइन् अनि एक छोरा जन्माइन्। एप्रैमले त्यो छोराको नाउँ बरीआ राखे किनभने तिनका परिवार माथि केही नराम्रो घटना घटेको थियो।
- 24 एप्रैमको छोरी शेरह थिइन्। शेरहले निम्न बेत हारोन र उच्च बेत हारोन अनि निम्न उज्जेन शेरह र उच्च उज्जेन शेरह बनाइन्।
- 25 रेपा एप्रैमका छोरा थिए। रेशेप रेपाका छोरा थिए। तेलह रेशेपका छोरा थिए। महान तेलहका छोरा थिए।
- 26 लादान महानका छोरा थिए। अम्मीहद लादानका छोरा थिए। एलीशामा अम्मीहकादा छोरा थिए।

27 नून एलीशामाका छोरा थिए। यहोशू नूनका छोरा थिए।

28 यी ति शहर अनि देशहरू हुन् जहाँ एप्रैमका सन्तानहरू बस्थे: बेतेल र यस नजिकका गाउँहरू पूर्वमा नारान, पश्चिममा गेजेर अनि यस नजिकका गाउँहरू शेकेम र अज्जा र त्यसका नजिकका गाउँहरू सम्म पुगे।

29 मनश्शेका भूमिका सीमानामा बेत-शान, तानाक, मगिछो अनि दोर र ती नजिकका सा-साना शहरहरू थिए। यूसुफका सन्तानहरू यी शहरहरूमा बस्थे। यूसुफ इम्राएलका छोरा थिए।

आशेरका सन्तानहरू

30 आशेरका छोराहरू-यिम्ना, यिम्वा, अनि बरीआ थिए। तिनीहरूकी बहिनीको नाउँ सेराह थियो।

31 बरीआका छोराहरू हेबेर अनि मल्कीएल थिए। मल्कीएल बिर्जेतका पिता थिए।

32 येप्लेत, शोमेर, होताम अनि तिनीहरूकी बहिनी शुअका पिता हेबेर थिए।

33 यप्लेतका छोराहरू पासक, बिम्हाल अनि अन्वात थिए। यी येप्लेतका छोराहरू थिए।

34 शोमेरका छोराहरू अही, रोहगा, यहब्बा अनि अराम थियो।

35 शोमेरका भाइको नाउँ हेलेम थिए। हेलेमका छोराहरू सोपह, यिम्ना, शोलेश अनि अमाल थिए।

36 सोपहका छोराहरू सह, हेनेपर, शूआल, बेरी, यिम्ना,

37 बेसेर, होद, शम्मा, शिल्शा, यिब्रान अनि बेरा थिए।

38 येतेरका छोराहरू- यप्ने, पिस्पा अनि अरा थिए।

39 उल्लाका छोराहरू आरह, हन्नीएल अनि रिमिया थिए।

40 यी सबै मानिसहरू आशेरका सन्तानहरू थिए। तिनीहरू तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू विशेष रूपले चुनिएका मानिसहरू थिए। तिनीहरू महान सैनिकहरू अनि अगुवाहरू थिए। तिनीहरूका वंशावली इतिहासले बताउँछ कि तिनीहरूका 26,000 सैनिकहरू युद्धका निम्ति तयार छन् भनी।

8

राजा शाऊलको परिवारिक इतिहास

1 बिन्यामीन बेलाका पिता थिए। बेला बिन्यामीनका जेठा छोरा थिए। असबेल बिन्यामीनका माहिला छोरा थिए। अहरह बिन्यामीनका साँहिला छोरा थिए।

2 नोहा बिन्यामीनका काँहिला छोरा थिए अनि रफा बिन्यामीनका कान्छा छोरा थिए।

3-5 बेलाका छोराहरू अद्गर, गेरा, अबीहद, अबीशू, नामान, अहोह, गेरा शप्पान अनि हुराम थिए।

6-7 यी एहदका सन्तानहरू थिए। तिनीहरू गेबामा तिनीहरूका परिवारका अगुवाहरू थिए? तिनीहरूलाई आफ्ना घर छाड्न अनि मनहतामा जान बाध्य तुल्याइएको थियो। एहदका सन्तानहरू नामान, अहियाह अनि गेरा थिए गेराले तिनीहरूलाई घर छाड्न कर लगाए। गेरा उज्जा अनि अहीहदका पिता थिए।

8 शहरेमले आफ्नी पत्नीहरू हर्शीम अनि बारालाई मोअबमा त्यागपत्र दिए। तिनले यसो गरे पछि अर्को पत्नीबाट केही छोरा-छोरीहरूको जन्म भयो।

9-10 शहरेमका योबाब, सिब्ब्या, मेशा, मल्काम, यस, साकिया अनि मिर्मा तिनकी पत्नी होदेशबाट जन्मिए तिनीहरू आफ्ना परिवारहरूका प्रधानहरू थिए।

11 शहरेम अनि हर्शीमका अबीतब अनि एल्पाल नाउँका दुइ छोराहरू भए।

12-13 एल्पालका छोराहरू एबेर, मिशाम, शेमेद, बरीअ अनि शेमा थिए। शेमेदले ओनो र लोद शहरहरू अनि लोदको वरिपरि सा-साना शहरहरू बसाए। बरीआ अनि शेमा अस्यालोनमा बस्ने परिवारका अगुवाहरू थिए। ती छोराहरूले गातमा बस्ने मानिसहरूलाई गात छाड्न बाध्य गराए।

14 बरीआका छोराहरू, अहियो शाशक अनि यरेमोत थिए।

15 जबदियाह, अराद, एदेर,

16 मिखाएल, यिश्पा अनि योहा थिए।

17 एल्पालका छोराहरू जबदियाह, मशुल्लाम, हिज्की, शेबेर,

18 यिश्मेरे, यिज्लीआ अनि योबाब थिए।

19 शिमीका छोराहरू याकीम, जिक्की, जब्दी,

20 एलीएनै, सिल्लतै, एलीएल,

21 अदायाह, बरायाह अनि शिमात थिए।

22 शाशकका छोराहरू- यिश्मान, एबेर, एलीएल,

23 अब्दोन, जिक्की, हानान,

24 हनन्याह एलाम, अन्तोतियाह,

25 यिपदिया अनि पनूएल थिए।

26 यरोहामका छोराहरू- शम्शेर, शहर्याह, अतल्याह,

27 योरेश्याह, एलिया अनि जिक्की थिए।

28 यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यसशलेममा बस्थे।

29 यीएल गिबोनका पिता थिए। तिनी गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो।

30 यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अन्य छोराहरू शर, कीश, बाल, नेर, नादाब,

31 गदोर अहियो, जेकेर अनि मिक्लोत थिए।

- 32 मिक्लोट शिमाका पिता थिए। यी छोराहरू पनि यस्शलेममा आफ्ना आफन्तहरूका नजिकमा बस्थे।
- 33 नर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीश, अबीनादाब अनि एशबालका पिता थिए।
- 34 जोनाथनको छोरा मरिबबाल थिए। मरिबबाल मीकाका पिता थिए।
- 35 मीकाका छोराहरू पीतोन, मेलेक, तारे अनि आहाज थिए।
- 36 आहाज यहोअदाका पिता थिए। यहोअदा आलेमेत, अज्मावेत अनि जिम्मीका पिता थिए। जिम्मी मोसाका पिता थिए।
- 37 मोसा बिनाका पिता थिए। रापा बिनाका छोरा थिए। एलासा रापाहका छोरा थिए अनि असेल एलासाका छोरा थिए।
- 38 असेलका छःजना छोराहरू थिए। तिनीहरूका नाउँ अञ्जीकाम, बोकेर, इश्माएल, शार्याह, ओबदियाह अनि हानान थियो। यी सबै असेलका छोरा छोरीहरू थिए।
- 39 असेलका भाइ एशेक थिए। एशेकका केही छोराहरू थिए। यी एशेकका छोराहरू थिए: ऊलाम एशेकका जेठा छोरा थिए। येऊश एशेकका माहिला छोरा थिए। एलीपेलेत एशेकका कान्छा छोरा थिए।
- 40 ऊलामका छोराहरू बलवान सैनिकहरू थिए जो धनु काँड चलाउनमा खूबै सिपालु थिए। तिनीहरूका धेरै छोराहरू अनि नातिहरू थिए। सबै जम्मा 150 जना छोरा र नातिहरू थिए।

यी सबै मानिसहरू बिन्यामीन कुलका थिए।

9

1 इस्राएलका सबै मानिसहरूको नाउँ तिनीहरूका वंशवलीको सूचीमा लेखिएको छ। त्यो वंशवलीको सूची इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

यस्शलेमका मानिसहरू

यहूदाका मानिसहरूलाई कैदी बनाईयो र बाबेलमा जान बाध्य तुल्याइयो। तिनीहरूलाई त्यस स्थानमा लगियो किनभने तिनीहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्।

2 सबै भन्दा पहिला फर्केर आउने अनि आफ्नै भूमि र शहरहरूमा बस्ने मानिसहरू केही इस्राएलीहरू, पूजाहारी, लेवीहरू अनि सेवकहरू जो मन्दिरमा काम गर्छन् तिनीहरू थिए।

3 यी मानिसहरू यहूदा, बिन्यामीन, एषैम अनि मनश्शे कुल समूहहरूका थिए अनि तिनीहरू यस्शलेममा बस्थे।

4 ऊतै अम्मीहूदाका छोरा थिए। अम्मीहूद, ओम्रीका छोरा थिए। ओम्री इम्रीका छोरा थिए। इम्री बानीका छोरा थिए। बानी पेरैसका सन्तान थिए। पेरैस यहूदाका छोरा थिए।

5 शिलोनी मानिसहरू जो यस्शलेममा बस्थे तिनीहरू यी थिए: असायाह सबै भन्दा जेठा छोरा थिए अनि असायाहका छोराहरू। जेरहाका मानिसहरू यी थिए जो यस्शलेममा बस्थे।

6 यूएल र तिनीहरूका आफन्तहरू। जम्मा 690 थिए।

7 यी मानिसहरू बिन्यामीन कुल समूहका हुन जो यस्शलेममा बस्थे सल्लू मश्ल्लामका छोरा थिए। मश्ल्लाम होदबियाहका छोरा थिए। होदबियाह हस्सनआका छोरा थिए।

8 यिब्नियाह यरोहामका छोरा थिए। एला उञ्जीका छोरा थिए। उञ्जी मिञ्जीका छोरा थिए अनि मश्ल्लाम शपत्याहका छोरा थिए। शपत्याह रूपलका छोरा थिए। रूपल यिबनियका छोरा थिए।

9 बिन्यामीनको वंशवली इतिहासले देखाउँछ कि तिनीहरू 956 संख्यामा थिए अनि यस्शलेममा बस्थे। तिनीहरू सबै आफ्ना परिवारहरूका अगुवाहरू थिए।

10 यी ती पूजाहारीहरू हुन् जो यस्शलेममा बस्थे। यदायाह, यहोयारीब, याकीन अनि अजर्याह।

11 अजर्याह हिल्कियाहका छोरा थिए। हिल्कियाह मश्ल्लामका छोरा थिए। मश्ल्लाम सादोकका छोरा थिए। सादोक मरायोतका छोरा थिए। मरायोत अहीतूबका छोरा थिए। अहीतूब परमेश्वरको मन्दिरका एक मुख्य अधिकारी थिए।

12 त्यहाँ यरोहामका छोरा अदायाह पनि थिए। यरोहाम पशहरका छोरा थिए। पशहर मल्कियाहका छोरा थिए अनि त्यहाँ अदीएलका छोरा मसै पनि थिए। अदीएल यहजेराका छोरा थिए। यहजेरा मश्ल्लामका छोरा थिए। मश्ल्लाम मशिलेमीतका छोरा थिए। मशिलेमीत इम्मेरका छोरा थिए।

13 त्यहाँ 1,760 जना पूजाहारीहरू थिए। तिनीहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरू परमेश्वरको मन्दिरमा सेवाको निम्ति जिम्मावार योग्य मानिसहरू थिए।

14 यी लेवी कुल समूहका मानिसहरू हुन् जो यस्शलेममा बस्थे यश्शूबका छोरा, शमायाह। यश्शूब अञ्जीकामका छोरा थिए। अञ्जीकाम हशब्द्याहका छोरा थिए। हशब्द्याह मररीका सन्तान थिए।

15 यस्शलेममा बस्ने बक्बक्कर, हेरेश, गालाल अनि मतन्याह पनि थिए। मतन्याह मीकाका छोरा थिए। मिका जिञ्जीका छोरा थिए। जिञ्जी आसापका छोरा थिए।

16 ओबदिया शमायाहका छोरा थिए। शमायाह गाललका छोरा थिए। गालाल यदूतनका छोरा थिए। बैरेक्याह आसाका छोरा थिए। आसा एल्कानाका छोरा थिए। बैरेक्याह नतोपाहतीहरूको नजिकमा बस्थे।

17 यी द्वारपालकहरू हुन् जो यस्शलेममा बस्थे। शल्लूम, अवकूब तल्मोन, अहीमान अनि तिनीहरूका आफन्तहरू। शल्लूम तिनीहरूका प्रधान थिए।

18 तिनीहरूले यी दिनहरूमा राजाको द्वारको पूर्वतिर सेवा गर्ने। तिनीहरू लेवी परिवार समूहबाटका द्वारपालकहरू थिए।

19 शल्लूम कोरेका छोरा थिए। कोरे एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए। शल्लूम अनि उसका भाइहरू द्वारपालक थिए। तिनीहरू कोरहका परिवारका थिए। अनि तिनीहरूको काम पवित्र पालका प्रवेश द्वारहरूको रक्षा गर्नु थियो। तिनीहरूले यो काम गरे जसरी तिनीहरूका पिता-पुर्खाहरूले तिनीहरूले भन्दा अघि गर्थे। तिनीहरूका पिता-पुर्खाहरूका काम पवित्र पालको प्रवेशद्वार रक्षा गर्नु थियो।

20 अतीतमा पीनहास द्वारपालहरूका निरीक्षक थिए। पीनहास एलाजारको छोरा थिए। परमप्रभु पीनहासको साथमा हुनुहुन्थ्यो।

21 जकय्याह जो मेशेलेम्याहका छोरा थिए भेट हुने पालको प्रवेशद्वारका द्वारपालक थिए।

22 जम्मा 212 जना मानिसहरू भेट हुने पालको द्वार रक्षा गर्नका निम्ति चुनिएका थिए। तिनीहरूका नाउँ तिनीहरूका वंशवलीको इतिहासमा तिनीहरूका गाउँ अनुसार लेखिएका थिए। दाऊद अनि दर्शी शमूएलले तिनीहरूलाई छाने किनभने तिनीहरू विश्वास योग्य थिए।

23 द्वारपालकहरू र तिनीहरूका सन्तानहरू परमप्रभुको घर-द्वारहरूको रक्षा गर्ने जिम्मा थिए त्यो पवित्र पालका हो।

- 24 त्यहाँ चारतिर द्वारहरू थिए। पूर्व, पश्चिम, उत्तर अनि दक्षिण।
- 25 द्वापालकका आफन्तहरू जो साना शहरहरूमा बस्थे प्रत्येक सात दिनमा आउनु पर्थ्यो मौकामा तिनीहरूलाई सहयोग गर्नु पर्थ्यो। तिनीहरू आउँथे अनि हेरेक पल्ट सात दिन सम्म द्वारपालहरूलाई सघाउँथे।
- 26 चारजना द्वारपालहरू थिए जो सबै द्वारपालहरूका प्रधान थिए। तिनीहरू लेवी समुदायका मानिसहरू थिए। तिनीहरूको काम परमेश्वरको मन्दिरका कोठाहरू अनि कोषहरूको हेरचाह गर्नु थियो।
- 27 तिनीहरू परमेश्वरको मन्दिरको रक्षा गर्दै रात भरि जागा रहन्थे। तिनीहरू अनि प्रत्येक बिहान परमेश्वरको मन्दिर खोल्ने काम गर्थे।
- 28 केही द्वारपालहरूको काम मन्दिरको सेवाहरूमा चलाईने थालहरूको हेरचाह गर्नु थियो। तिनीहरूले यी थालहरू गिन्ति गर्थे जब ति ल्याइन्थे। तिनीहरूले पछि पनि ती थालहरू गिन्ति गर्थे जब ति बाहिर लगिन्थे।
- 29 केही द्वारपालहरूले सजाइने सामग्रीहरू अनि सबै पवित्र थालहरूको हेरचाह गर्नलाई थिए। तिनीहरूले पीठो, दाखरस, तेल, धूप अनि विशेष तेलको हेरचाह गर्दथे।
- 30 पूजाहारीहरूलाई मात्र मसला मिसाउने काम दिएको थियो।
- 31 मत्तित्याह नाउँका एक लेवी मानिस थिए जसको काम भेटी चढाउनमा प्रयोगगरिने रोटी बनाउनु थियो। मत्तित्याह शल्लूमका सबै भन्दा जेठा छोरा थिए। शल्लूम कोरह परिवारका थिए।
- 32 केही द्वारपालहरू जो कोरहका परिवारमा थिए तिनीहरूको काम हरेक विश्राम दिनमा मेचमा राखिने रोटी तयार पार्नु थियो।
- 33 लेवीहरू जो सङ्गीतकारहरू अनि आफ्ना परिवारहरूका अगुवाहरू थिए मन्दिरका कोठहरूमा बस्थे। तिनीहरूका अरू काम केहि थिएन किनभने तिनीहरू दिन रात मन्दिरको कामको निम्ति ब्यस्त थिए।
- 34 यी सबै लेवीहरूका आफ्ना अगुवाहरू थिए। प्रधानहरूको रूपमा तिनीहरूको वंशावलीको सूचीमा नाउँ लेखिएका थियो। तिनीहरू यस्शलेममा बस्थे।

राजा शाऊलको पारिवारिक इतिहास

- 35 यीएल गिबोनका पिता थिए। यीएल गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो।
- 36 यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अरू छोराहरू सूर, कीश, बाल, नेर, नादाब,
- 37 गदोर, अहियो, जकर्याह, अनि मिक्त्तौत थियो।
- 38 मिक्त्तौत शिमाकका पिता थिए। यीएलका परिवार यस्शलेममा तिनीहरूका आफन्तहरूका नजिक बस्थे।
- 39 मेर कौशका पिता थिए। कौश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशु, अबीनादाब अनि एशबालका पिता थिए।
- 40 जोनाथनका छोरा मरिबबाल थिए। मरिबबाल मीकाका पिता थिए।
- 41 मीकाका छोराहरू पीतोन, मेलेक, तहरे अनि आहाज थिए।
- 42 आहाज यादाहका पिता थिए। याराह आलेमेत, अज्मावेत अनि जिम्नीका पिता थिए। जिम्नी मोसाका पिता थिए।
- 43 मोसा बिनका पिता थिए। रपायाह बीनाका छोरा थिए। एलासा रपायाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।
- 44 आसेलका छ जना छोराहरू थिए। तिनीहरूका नाउँ थिए: अञ्जीकाम, बोकार, इश्माएल, शार्याह, ओबदियाह अनि हानान हो। ती आसेलका छोरा छोरीहरू थिए।

10

राजा शाऊलको मृत्यु

- 1 पलिशती मानिसहरू इस्राएलका मानिसहरू सित लडे। इस्राएलका मानिसहरू पलिशती मानिसहरू देखि भागे। धेरै इस्राएलीहरू गिल्बो डाँडामा मारिए।
- 2 पलिशतीहरूले शाऊल अनि उनका छोरालाई खेँदै गए। तिनीहरूले उनीहरूलाई भेट्टाए अनि मारिदिए। पलिशतीहरूले शाऊलका छोराहरू जोनाथन, अबीनादाब अनि मल्कीशुलाई मारिदिए।
- 3 शाऊलको चारैतिर घमासान युद्ध भयो। धनुषधारीहरूले आफ्ना काँडले शाऊललाई हाने अनि उनलाई घाइतेतुल्याए।
- 4 तब शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “तेरो तरवार बाहिर निकाल अनि मलाई मार्न प्रयोग गर। तब ती विदेशीहरूले मलाई चोट पुर्याउने छैनन्। अनि मलाई लज्जित बनाउने छैनन् जब तिनीहरू आउदा।”
- शाऊलका हतियार बोक्ने डराए। तिनले शाऊललाई मार्न अस्वीकार गरे। तब शाऊलले आफैलाई मार्न आफ्नै तरवार प्रयोग गरे। तिनी आफ्ना तरवारको चुच्चोमा लडे।
- 5 हतियार बोक्नेले शाऊलको मृत्यु भएको देखे। तब उसले पनि उ तरवारको चुच्चोमा लडेर आत्माहत्या गरे।
- 6 यसरी शाऊल अनि तिनका तीन जना छोराहरूको पनि मृत्यु भयो। शाऊलका परिवार सबैको एकसाथ मृत्यु भयो।
- 7 बेसीमा बस्ने सबै इस्राएलका मानिसहरूले देखे कि तिनीहरूका आफ्नै सेना भागे। तिनीहरूले देखे कि शाऊल अनि तिनका छोराहरू मरे। यसर्थ तिनीहरूले आफ्ना शहरहरू छोडे र भागे। तब पलिशती मानिसहरू इस्राएलका मानिसहरूले छोडेका शहरहरूमा आए अनि पलिशती मानिसहरू ती शहर कब्जागारि बसे।
- 8 भोलि पल्ट पलिशती मानिसहरू मृत शरीरहरूबाट मृत्युवान चीजहरू लिन आए। तिनीहरूले शाऊलको शरीर अनि तिनका छोराहरूका शरीरहरू गिल्बो डाँडामा पाए।
- 9 पलिशतीहरूले शाऊलको शरीरबाट मृत्युवान चीजहरू निकाली लगे। तिनीहरूले शाऊलको शिर अनि हतियारहरू पनि लगे। तिनीहरूले उनीहरूका देशभरि उनीहरूका असत्य देवताहरू अनि उनीहरूका मानिसहरूलाई खबर सुनाउनका निम्ति दूतहरू पठाए।
- 10 पलिशतीहरूले शाऊलको हतियारहरू तिनीहरूका असत्य देवताहरूको मन्दिरमा राखे। तिनीहरूले शाऊलको शिर दामोनको मन्दिरमा झुण्ड्याए।
- 11 याबेश गिलादको सबै मानिसहरूले पलिशती मानिसहरूले शाऊल प्रति गरेका सबै कुराहरू सुने।
- 12 याबेश गिलादको सबै साहसी मानिसहरू लिएर शाऊल अनि उसका छोराहरूका मृतदेहहरू लिन गए। तिनीहरूले ती मृतदेहहरू याबेश गिलादमा ल्याए। तिनीहरूले शाऊल अनि तिनका छोराहरूको हड्डीहरू याबेशमा एक विशाल स्खमुनि गाडे। त्यस पछि तिनीहरू सात दिनसम्म उपवास बसे।
- 13 शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा भूलप्रेत खेलाउने कहाँ गए अनि तिनको सल्लाह मागे।
- 14 तिनले परमप्रभुको सल्लाह लिएनन्। त्यसै कारणले परमप्रभुले शाऊललाई मारिदिनु भयो अनि राज्य यिश्को छोरा दाऊदलाई दिनु भयो।

11

दाऊद इस्राएलका राजा हुन्छन्

- 1 इस्राएलका सबै मानिसहरू हेब्रोन शहरमा दाऊदकहाँ आए। तिनीहरूले दाऊदलाई भने, “हामी तपाईंकै मासु र रगत हौं।
- 2 अतीतमा तपाईंले हामीलाई युद्धमा अगुवाइ गर्नु भयो। तपाईंले शाऊल राजा हुँदा पनि हाम्रो अगुवाइ गर्नु भयो। परमप्रभुले तपाईंलाई भन्नु भयो, ‘दाऊद तँ इस्राएलका मेरा मानिसहरूको गोठालो हुनेछस्। तँ मेरा मानिसहरूको प्रधान हुनेछस्।’ ”
- 3 इस्राएलका सबै बृद्धा-प्रधानहरू हेब्रोन शहरमा दाऊद कहाँ आए। दाऊदले हेब्रोनमा परमप्रभु समक्ष ती बृद्धा-प्रधानहरूसित एक करार गरे अनि ती बृद्धा-प्रधानहरूले दाऊदलाई अभिषेक गरे। तिनीहरूले तिनलाई इस्राएलका राजा बनाए। परमप्रभुले यसो हुन्छ भनी वचन दिनु भएको थियो। परमप्रभुले त्यो वचन दिनुका निम्ति शमूएलाई प्रयोग गर्नु भएको थियो।

दाऊदले यरूशलेम कब्जा गरेका

- 4 दाऊद अनि इस्राएलका सबै मानिसहरू यरूशलेम शहर गए। यरूशलेमलाई त्यस समयमा यबूस भनिन्थ्यो। त्यो शहरमा बस्ने मानिसहरूलाई यबूसी भनिन्थ्यो। त्यो शहरमा
- 5 जो मानिसहरू बस्थे तिनीहरूले दाऊदलाई भने, “तपाईं हाम्रो शहर भित्र आउन सक्नु हुन्न।” तर दाऊदले ती मानिसहरूलाई परास्त गरिदिए। दाऊदले सियोनको किल्ला लिए। यो स्थान दाऊदको शहर बन्यो।
- 6 दाऊदले भने, “त्यो व्यक्ति जसले यबूसी मानिसहरू माथि आक्रमण गर्छ, मेरा सम्पूर्ण सेनाको सेनापति हुनेछ।” यसर्थ योआबले आक्रमणको अगुवाइ गरे। योआब सरूयाहका छोरा थिए। योआब सेनाका सेनापति बने।
- 7 तब दाऊदले किल्लामा आफ्ना घर बनाए। त्यसै कारणले यसलाई दाऊदको शहर नाउँ दिइएको हो।
- 8 दाऊदले किल्ला वरिपरि शहर बसाए। तिनले यो मिल्लो देखि शहर वरिपरिको सबै ठाउँमा पर्खाल बनाए। योआबले शहरका अन्य भागको मर्मत गरे।
- 9 दाऊद लगातार सफल हुँदैगए। सर्वशक्तिमान परमप्रभु तिनीसित हुनुहुन्थ्यो।

तीन वीरहरू

- 10 यो सूची दाऊदका विशेष सेनापतिहरूको हो। यी वीरहरू दाऊदसित तिनका राज्यमा अति शक्तिशाली बने। तिनीहरू र इस्राएलका सबै मानिसहरूले दाऊदलाई सहयोग गरे अनि तिनलाई राजा बनाए। यो परमेश्वरले वचन दिनु भए जस्तै भयो।
- 11 यो सूची दाऊदका विशेष सैनिकहरूको हो: याशोबाम हकमोनी थिए। याशोबाम अधिकारीहरूका अगुवा थिए। याशोबामले एकै पल्टमा तीन सय मानिसहरूलाई आफ्नो भाला प्रयोग गरेर मारे।
- 12 अर्को अहोही दोदोका छोरा एलाजार थिए। एलाजार ती तीन वीरहरू मध्ये एक थिए।
- 13 एलाजार पास-दम्मीमा दाऊदसँग थिए। पलिशतीहरू युद्ध लडन तयारीको निम्ति त्यस स्थानमा आएका थिए। त्यस स्थान एक जौले भरिएको खेत थियो। इस्राएलीहरू पलिशतीहरू देखि भागे।
- 14 तर ती तीन वीरहरू त्यही खेतमा बसीरहे अनि त्यसलाई रक्षा गरे। तिनीहरूले पलिशतीहरूलाई परास्त गरे। परमप्रभुले इस्राएलका मानिसहरूलाई महान विजय दिनुभयो।
- 15 एकपल्ट, दाऊद अददुलामको ओडारमा थिए, अनि पलिशती सेना तल रपाईमको बेसीमा थिए। तीसजना वीरहरू मध्ये तीनजना वीरहरू दाऊदलाई डेटून ओडारसम्म पुगे।
- 16 अर्कोसमय, दाऊद किल्लामा थिए, अनि पलिशती सेनाका एकदल बेतलेहेममा थिए।
- 17 दाऊद तिर्खाएका थिए आफ्ना शहरको पानीका निम्ति यसर्थ तिनले भने, “म चाहन्छु कि कसैले मलाई बेतलेहेम शहरको द्वार नजिकको कूबाबाट केही पानी देओस्।” दाऊदले वास्तवमा त्यो चाहेका थिएनन् तिनी केवल कुरा मात्र गरेका थिए।
- 18 तर ती तीन जना वीरहरूले पलिशती सेनाहरूको बीच भाएर युद्धगद्दे बाटो पैल्युए र यी तीन व्यक्तिहरूले बेतलेहेमको शहरद्वार छेउको कूबाबाट केही पानी लिए। तब ती तीन वीरहरूले ल्याएको पानी दाऊदकहाँ ल्याए। दाऊदले पानी पिउन अस्वीकार गरे। तिनले त्यो पानी परमप्रभुलाई भेटीको रूपमा भुईँमा खन्याए।
- 19 दाऊदले भने, “परमेश्वर, म यो पानी पिउँन सक्तिनँ। यो पानी मैले पिउँ भने ती व्यक्तिहरूको रगत पिएको जस्तो हुनेछ जसले मेरो निम्ति यो पानी ल्याउन आफ्ना जीवन खतरामा पारे।” त्यस कारण दाऊदले पानी पिउन अस्वीकार गरे। ती तीन जना वीरहरूले यस्ता अनेक साहसी कार्यहरू गरे।

अन्य वीर सैनिकहरू

- 20 योआबका भाइ अबीशे यी तीन वीरहरूका प्रधान थिए। तिनले आफ्ना भाला द्वारा 300 मानिसहरूसित युद्ध गरे अनि तिनीहरूलाई मारिदिए। अबीशे ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।
- 21 अबीशे ती तीस जना वीरहरू भन्दा दोबर प्रसिद्ध थिए। तिनी ती तीन वीरहरू मध्ये एक नभएता पनि तिनी तीसजनाका अगुवा थिए।
- 22 यहोयादाका छोरा, बनायाह शक्तिशाली “मानिस” थिए। उनी कबसेलबाटका थिए। बनायाहले मोआ देशका दुईजना महान वीरहरूलाई मारे। एक दिन हिउँ पड्यो, बनायाह भुईँमा भएको खाडल भित्र पसे। अनि एक सिंहलाई मारे।
- 23 अनि बनायाहले एक ठूलो मिश्र देशका सैनिकहरूलाई मारे। ती व्यक्ति प्रायः साडे सात फीट अग्ला थिए। त्यस मिश्रदेशकाहरूसंग एउटा भाला थियो त्यो खूबै ठूलो अनि गह्रौं। थियो। त्यो जुलाहाको तानको डण्डा जस्तै ठूलो थियो। बनायाहसित एउटा लहरो मात्र थियो। बनायाहले त्यो मिश्रीको हातमा भएको भाला अँध्यार र उसको हातबाट खोसे। तब बनायाहले त्यस मिश्रदेशीलाई उसको आफ्नै भालाद्वारा मारिदिए।
- 24 बनायाह यहोयादाका छोराको अनेक यस्ता साहसी कार्य गरे। बनायाह ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।
- 25 बनायाह ती तीसजना वीरहरू भन्दा अधिक प्रसिद्ध थिए, तर पानी तीन वीरहरू मध्येका एकजना तिनी थिएनन्। दाऊदले बनायाहलाई आफ्ना अङ्गरक्षकहरूका प्रधान बनाए।

तीस जना वीरहरू

- 26 पराक्रमी सैनिकहरूका तीस जना वीर योद्धा यी हुन:

योआबका भाई असाहेल,
बेतलेहेम, दोदोका छोरा एलहानान;

- 27 शम्भोत, हारोद,
हेलेस, पेलोनी,
28 ईरा, तकोईका ईक्केशका छोरा;
अनातोतका अबीएजेर,
29 सिब्बकै हुशाती;
ईलै, अहोही;
30 नतोपाका महैर;
नतोपाकै बानाका छोरा हेलेद,
31 बिन्यामीनको गिबाका रबिका छोरा;
इतै, पिरातोतका, बनायाह,
32 गाशका खोल्लाहस्का
हैर, अर्वातीका अबीएल,
33 बहरीमका अज्मबेत;
शाल्बेनका, एल्याहबा,
34 गीजोनी हाशेमका छोराहरू;
जोनाथन, हरारी शागेका छोरा;
35 अहीआम, हरारी साकारका छोरा;
एलीपाल, ऊरका छोरा,
36 मेकराहका हेपेर,
अहियाह, पेलोनी,
37 कार्मेली हेघो,
एज्बेका छोरा; नौरै,
38 नातानका भाइ;
योएल, हर्गीका छोरा; मिभार,
39 अम्मोनी; सेलेक, बेरोतका;
नहैर, नहैरले सस्याहका छोरा योआबको कवच बोकेका थिए।
40 येतेरी, ईरा,
सतनी, गरिब,
41 अहलैका छोरा हिली,
उरियाह, जाबाद,
42 अदीन, स्बेनको कुल समूहका शीजाका छोरा; अदीना स्बेनको कुल समूहका अगुवा थिए, अनि उसित तीस वीरहरू थिए।
43 हानान, माकाका छोरा;
मित्री, योशापात,
44 उज्जीयाह, अशतेराती;
होतामका छोराहरू शामा अनि यीएल, अरोएका
45 यदीएल, शिर्गीका छोरा
अनि तिनका भाइ तिजी योहा,
46 महाबी, एदीएल, यरबि अनि योशब्ब्याह,
एलनामका छोराहरू,
यित्मा, मोआबी;
47 एलीएल; ओबेद अनि योबाका यासीएल।

12

दाऊदसँग भएका साहसी मानिसहरू

- 1 यो मानिसहरूको सूची थियो जो दाऊद कहीं समिलित हुन आएका थिए जब तिनी सिक्लगमा थिए। यो त्यस समयको कुरा थियो जब दाऊद क्रीशका छोरा शाऊलबाट लुकेका थिए। यी मानिसहरूले दाऊदलाई युद्धमा सहायता गरेका थिए।
2 यी मानिसहरू आफ्ना दाहिने वा देब्रेहातले आफ्ना धनुहरूबाट काँड हान्न सियाल् थिए। तिनीहरूले दुवै हातले आफ्ना धुयेत्रोद्वारा पनि ढुङ्गा हान्न सक्थे। तिनीहरू बिन्यामीनका कुल समूहका शाऊलका आफन्तहरू थिए। तिनीहरू थिए।
3 अहीएजेर, तिनीहरूका प्रधान अनि योआश; अहीएजेर अनि योआश गिबीयाती शेमाहका छोराहरू थिए। यजीएल अनि पेलेत; यजीएल र पेलेत अज्मबेतका छोराहरू थिए। बराका र येह अनातोत शहरका थिए।
4 यिश्रमायाह गिबोन शहरका थिए। यिश्रमायाह तीन वीरहरू मध्य एक थिए अनि तिनी तीन वीरहरूका प्रधान पनि थिए। यिर्मयाह, यहजीएल, योहानान अनि योजाबाद- गेदरा ती मानिसहरूबाट;
5 एल्लै- यरीमोत, बाल्याह, अनि शमर्याह, शपत्याह, हारुपी,
6 एल्काका, थिशियाह अज्जेल, योएजेर अनि याशोबाम, सबै कोरहका परिवार समूहका;
7 योएलह अनि जबदियाह, गेदोर शहरका यरोहामका छोराहरू हुन।
गादी मानिसहरू
8 गाद कुल समूहका एक भाग दाऊदसँग मरुभूमिमा तिनका किल्लामा आएर मिले। तिनीहरू युद्धका निम्ति शिक्षा पाएका साहसी सैनिकहरू थिए। तिनीहरू ढाल अनि भाला चलाउनमा सियाल् थिए। तिनीहरू सिंह जस्तै भीषण देखिन्थे। अनि तिनीहरू पर्वतमा मृगजस्तै छिटो दार्नु सक्थे।
9 एजेर गाद कुल समूहबाट सेनाका प्रधान थिए। ओबदियाह अधिकारमा दोस्रो दर्जाका थिए। एलिआब अधिकारमा तेस्रो दर्जाका थिए।
10 मिसरमन्ना अधिकारमा चौथा दर्जाका थिए। यिर्मयाह अधिकारमा पाँचौं दर्जाका थिए।

- 11 अने अधिकारमा छैटौं दर्जाका थिए। एलीएल अधिकारमा सातौं दर्जाका थिए।
 12 योहानान अधिकारमा आठौं दर्जाका थिए। एल्जाबाद अधिकारमा नवौं दर्जाका थिए।
 13 विर्मयाह अधिकारमा दशौं दर्जाका थिए। मकबनै अधिकारमा एघारौं दर्जाका थिए।
 14 ती मानिसहरू गादी सेनाका प्रधानहरू थिए। त्यस समूहका सबैभन्दा कमजोर सैनिकले पनि शत्रुका एकसय सैनिकहरूसित युद्ध गर्न सक्थे। त्यो परिवार समूहका सबै भन्दा बलवान सैनिक शत्रुका एकहजार सैनिकहरूसित युद्ध गर्नसक्थे।
 15 याद कुल समूहका मानिसहरू सैनिक थिए जो वर्षको पहिलो महीना यर्दन नदी पारी जान्थे। त्यो वर्षको समय थियो जब यर्दन नदीमा बाढी आइरहेथ्यो। तिनीहरूले बेसीहरूमा बसे सबै मानिसहरूलाई खेदी पठाए। तिनीहरूले ती मानिसहरूलाई पूर्व र पश्चिम तिर खेदे।

दाऊदसँग अन्य सैनिकहरू मिले

- 16 बिन्यामीन र यहूदाका कुल समूहहरूबाट अन्य मानिसहरू किल्लामा दाऊदकहाँ आए।
 17 दाऊद तिनीहरूलाई भेट्न बाहिर गए। दाऊदले तिनीहरूलाई भने, “यदि तिमीहरू शान्तिसित मलाई सहायता गर्न आएका हो भने म तिमीहरूलाई स्वागत गर्छु। मेरो साथ बस। तर यदि तिमीहरू मेरो जासूसी गर्न आएका हो भने, जब मैले केही नराप्नो गरेको छैन तब हाम्रा पिता-पुर्खाहरूका परमेश्वरले हेर्नु हुनेछ तिमीहरूले के गर्थौं भनी अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”
 18 अमासै तीस बीरहरूका अगुवा थिए। तब, आत्माद्वारा बोल्यो अनि भन्यो।

“दाऊद, हामी तपाईंका हौं।

यिशोका छोरा, हामी तपाईंसित छौं,

तपाईंलाई शान्ति, शान्ति होस्!

ती मानिसहरूलाई शान्ति होस् जसले तपाईंलाई सहायता गरे! किन? किनभने तपाईंको परमेश्वरले तपाईंलाई सहायता गर्नुहुन्छ।”

यसकारण दाऊदले यी मानिसहरूलाई आफ्ना समूहमा स्वागत गरे अनि तिनीहरूलाई उसका सेनाहरूका अधिकारीहरू बनाए।

- 19 मनश्शेका कुल समूहका केही मानिसहरू पनि दाऊदसित मिले। जब तिनीहरू दाऊदसित मिले तब तिनी पलिशरीहरूका साथ शाऊलसित युद्ध गर्न गए। तर दाऊद अनि तिनका मानिसहरूले पलिशरीहरूलाई वास्तवमा सहायता गरेनन्। पलिशरी प्रधानहरूले तिनीहरूलाई दाऊदले सहायता गरिरहेछन् भन्ने विषयमा कुरा गरे, तब तिनीहरूले तिनलाई घटाइदिने निश्चय गरे। ती शासकहरूले भने, “यदि दाऊद तिनका मालिक शाऊल कहाँ फर्के भने हाम्रा शिरहरू काटिने छन्।”

20 यी मनश्शेका मानिसहरू थिए जो दाऊदसँग मिलेका थिए जब तिनी सिक्लगा शहर गए: अदनाह, योजाबाद, यदीएल, मीकाएल, योजाबाद, एलीह अनि सिल्लतै। यी सबै जना मनश्शेका कुल समूहबाट सेना अध्यक्षहरू थिए।

21 तिनीहरूले दाऊदलाई नराप्न मानिसहरूसित लड्न सहायता गरेका थिए। ती नराप्न मानिसहरू देशको चारै तिर गए परमेश्वरका सामानहरू चोर्छे। मनश्शेका यी सबै मानिसहरू साहसी सैनिकहरू थिए। तिनीहरू दाऊदका सेना प्रधानहरू भए।

22 धैरै भन्दा धैरै मानिसहरू दिन प्रतिदिन दाऊदलाई सहायता गर्नआए। यसरी दाऊदका धैरै शक्तिशाली सेनाहरू भए।

अन्य मानिसहरू हेब्रोनमा दाऊद संग मिले

23 यी संख्याहरू ती मानिसहरूका हुन जो हेब्रोन शहरमा दाऊद कहाँ आए। यी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू शाऊलको राज्याधिकार दाऊदलाई दिन आए। यो त्यही कुरा थियो जो हुने छ भनी परमेश्वरले भन्नु भएको थियो। यो तिनीहरूको संख्या हो:

- 24 यहूदाका कुल समूहबाट युद्धका निम्ति 6,800 मानिसहरू तयार थिए। तिनीहरूले ढाल र भालाहरू बोक्थे।
 25 शिमोनका कुल समूहबाट 7,100 मानिसहरू थिए। तिनीहरू युद्धका निम्ति तयार साहासी सैनिकहरू थिए।
 26 लेवीका कुल समूहबाट 4,600 मानिसहरू थिए।
 27 यहोयादा त्यो समूहमा थिए। तिनी हारून परिवारका अगुवा थिए। यहोयादासित 3,700 मानिसहरू थिए।
 28 सादोक पनि त्यस समूहमा थिए। तिनी एक साहसी युवा सैनिक थिए। तिनी आफ्ना परिवारका बाईस जना अधिकारीहरूसित आए।
 29 बिन्यामीन कुल समूहबाट 3,000 मानिसहरू थिए। तिनीहरू शाऊलका आफन्तहरू थिए। धैरै जसो यी मानिसहरू त्यस बेलासम्म शाऊलका परिवार प्रति विष्वसनीय रहे।
 30 एषैम कुल समूहबाट 20,800 मानिसहरू थिए। तिनीहरू साहसी सैनिकहरू थिए। तिनीहरू आफ्ना गोज अनुसार प्रसिद्ध मानिसहरू थिए।
 31 मनश्शे कुल समूहका आधाबाट 18,000 मानिसहरू थिए। तिनीहरूलाई नाउंद्वारा आउनु अनि दाऊदलाई राजा बनाउन बोलाइयो।
 32 इस्राएल कुल समूहबाट 200 बुद्धिमान अगुवाहरू थिए। ती मानिसहरूले उचित समयमा इस्राएलले गर्नु पर्ने ठीक कुराहरू जान्थे। तिनीहरूका आफन्तहरूले तिनीहरूको आदेश भन्द थिए।
 33 जबलून कुल समूहमा 50,000 शिक्षित सैनिकहरू थिए। तिनीहरू सबै किसिमका हतियारहरू चलाउनमा सिपालू थिए। तिनीहरू दाऊद प्रति खुबै बफादारी थिए।
 34 नमली कुल समूहबाट 1,000 अधिकारीहरू थिए। तिनीहरूसित 37,000 मानिसहरू थिए। ती मानिसहरू ढाल अनि भालाहरू बोक्थे।
 35 दान कुल समूहबाट 28,600 मानिसहरू युद्धका निम्ति तयार थिए।
 36 आशेर कुल समूहबाट युद्धका निम्ति 40,000 शिक्षित सैनिकहरू तयार थिए।
 37 यर्दन नदीको पूर्व तर्फबाट रूबेन गाद अनि मनश्शेका आधा कुल समूहबाट 1,20,000 मानिसहरू थिए। ती मानिसहरूसित सबै किसिमका हतियारहरू थिए।

38 ती सबै मानिसहरू साहसी लडाकुहरू थिए। तिनीहरू दाऊदलाई राजा तुल्याउन दृढ संकल्प गरेर हेब्रोनमा आएका थिए। समस्त इस्राएलका राजा बनाउन पूर्ण सहमत भएर हेब्रोन शहरमा इस्राएलका अन्य सबै मानिसहरू पनि दाऊद राजा हुनु पर्छ, भन्ने कुरामा सहमत थिए।

39 ती मानिसहरूले दाऊदसित हेब्रोनमा तीन दिन बिताए। तिनीहरूले खाए अनि पिए किनभने तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्ति खाने कुरा तयार गरेका थिए।

40 तिनीहरूका ती क्षेत्रका छिमेकीहरूले पनि जहाँ इस्राएल, जबलून अनि नमालीका कुल समूहहरू बस्छे! खाने कुरा, गधा, ऊँट, खच्चर अनि गोरूहरूमा लिएर आए। तिनीहरूले प्रशस्त मात्रामा पीठो, नेभाराका डल्ला, किसमिसका झुप्पा, दाखका डल्ला, दाखरस, तेल गाई गोरूहरू अनि भेडाहरू ल्याए। इस्राएलका मानिसहरू अत्यन्त प्रसन्न थिए।

13

करारको सन्दूक फर्काई ल्याएकाे

- 1 दाऊदले आफ्ना सेनाका सबै अधिकारीहरूसित कुरा-कानी गरे।
- 2 तब दाऊदले इस्राएली मानिसहरूलाई एक साथ बोलाए। तिनले उनीहरूलाई भने, “यदि तिमीहरूले राम्रो विचार हो भन्ने सम्झन्छौ भने, अनि यदि परमप्रभु यही चाहनुहुन्छ इस्राएलका सबै क्षेत्रमा हाम्रा दाज्यू-भाईहरूलाई हामी सन्देश पठाऔ साथै पूजाहारीहरू अनि लेवीहरू कहौं पनि सन्देश पठाऔ जो हाम्रा दाज्यू-भाईहरूसित आफ्ना शहरहरू र ती शहर नजिकका खेतहरूमा बस्छन्। सन्देशमा तिनीहरूलाई आउनु अनि हाम्रो साथ रहनु भनियोस।”
- 3 करारको सन्दूकलाई यरूशलेममा हामीकहाँ फर्काई ल्याओ। हामीले करारको सन्दूकको वास्ता गरेका थिएनौं जब शाऊल राजा थिए।”
- 4 यसर्थ इस्राएलका सबै मानिसहरू दाऊदसँग सहमत भए। तिनीहरू सबैले सोचे यस्तो गर्नु नै उचित हुनेछ।
- 5 यसर्थ दाऊदले मिश्रदेशको शिहोर नदी देखि लेबो हमात शहर सम्मका सबै इस्राएलका मानिसहरूलाई भेला गरे। करारको सन्दूकलाई किर्यत-यारीमबाट फर्काई ल्याउँदा तिनीहरू साथमा आए।
- 6 दाऊद र तिनका साथमा सबै इस्राएलका मानिसहरू यहदाको बालाहामा गए। (बालाहा, किर्यत यारीमको अर्को नाउँ हो।) तिनीहरू करारको सन्दूक बाहिर ल्याउनका निम्ति त्यहाँ गए। त्यो करारको सन्दूक परमप्रभु परमेश्वरको सन्दूक हो। उहाँ कर्बु स्वर्ग दूतहरूको माथि बसूहुन्छ। यो त्यो सन्दूक हो जसलाई परमप्रभुको नाउँद्वारा पुकारिन्छ।
- 7 मानिसहरूले अर्बीनादाबको घरबाट करारको सन्दूक सारे। तिनीहरूले सन्दूकलाई नयाँ रथमा राखे। उज्जाह अनि अहियोले रथ हँक्दै लगे।
- 8 दाऊद अनि इस्राएलका सबै मानिसहरू परमेश्वरको समक्ष उत्सव मनाइरहेका थिए। तिनीहरूले परमेश्वरको स्तुति गर्दै थिए अनि गीतहरू गाउँदै थिए। तिनीरू साराङ्गी, वीणा, ढोल, ड्याली, खैजडी अनि तुरही बजाउँदै थिए।
- 9 तिनीहरू किन्दोनको खलामा आए। रथ तान्ने सौँढिहरू टोक्किए अनि करारको सन्दूक झण्डै लडयो। उज्जाहले सन्दूक समात्र हात बढाए।
- 10 परमप्रभु उज्जाहसित खुबै रिसाउनु भयो। परमप्रभुले उज्जाहलाई मारिदिनु भयो किनभने उसले सन्दूक छोएका थिए। यसरी उज्जाह त्यतिनैखेर परमेश्वरको समक्ष मरे।
- 11 परमेश्वरले उहाँको क्रोध उज्जाह प्रति देख्नुनु भयो अनि यसले दाऊदलाई अप्रशन्न तुल्यायो। त्यस समय देखि अहिले सम्म त्यस स्थानलाई “पेरिस-उज्जाह” भनिन्छ।
- 12 दाऊद त्यस दिन परमेश्वर देखी भयभीत भए। दाऊदले भने, “म करारको सन्दूक यहाँ मेरोमा ल्याउन सकिनेँ।”
- 13 यसर्थ दाऊदले करारको सन्दूक आफूसित दाऊदको शहरमा लगेनन् तर तिनले एकातिर लगे गिन्ती ओबेद-एदोमको घरमा छोडे।
- 14 करारको सन्दूक ओबेद-एदोमका परिवारसित उनको घरमा तीन महिना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोमका परिवारलाई अनि ओबेद एदोमका हरेक वस्तुलाई आशिष दिनुभयो।

14

दाऊदको राज्य बिस्तार हुन्छ

- 1 हीरामले सोर शहरका राजा थिए। हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदार बुक्षका मूढाहरू, डकमी र सिकमीहरू पनि दाऊद कहाँ पठाए। हीरामले ती दाऊदको निम्ति महल निर्माण गर्नलाई पठाए।
- 2 तब दाऊदले देखे कि परमप्रभुले सौँच्चे नै तिनलाई इस्राएलका राजा बनाउनु भयो। परमप्रभुले दाऊदको राज्यलाई खुबै विशाल अनि शक्तिशाली तुल्याइदिनु भयो। परमेश्वरले यस्तो गर्नुभयो किनभने उहाँले दाऊदलाई अनि इस्राएलका मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो।
- 3 दाऊदले यरूशलेम शहरमा धेरै स्त्रीहरूलाई विवाह गरे। अनि तिनका धेरै छोरा छोरीहरू भए।
- 4 यरूशलेममा जन्म भएका दाऊदका छोरा छोरीहरूका नाँउ यी हुन्: शम्भूअ, शोबाब, नातान, सुलेमान,
- 5 यिभार, एलीशूअ, एल्पेलेत,
- 6 नोगह, नेयेग, यापी,
- 7 एलीशामा, बेलीयादा अनि एलीपेलेत।
- दाऊदले पलिशतीहरूलाई पराजित गर्छन्
- 8 पलिशती मानिसहरूले सुने कि दाऊद इस्राएलका राजा चुनिएकाछन्। यसर्थ सबै पलिशती मानिसहरू दाऊदको खोजिमा गए। दाऊदले यस विषयमा सुने। तब तिनी पलिशती मानिसहरूसित युद्ध गर्न निकले।
- 9 पलिशती मानिसहरूले रपाईमको बेसीमा बसे मानिसहरू माथि आक्रमण गरे अनि तिनीहरूका सर सामानहरू चोरें।
- 10 दाऊदले परमेश्वरलाई सोधे, “के म जाऊँ अनि पलिशती मानिसहरूसित युद्ध गरू? के मलाई तपाईले उनीहरूलाई परास्त गर्नु दिनुहुन्छ?” परमप्रभुले दाऊदलाई उत्तर दिनु भयो, “जाउ, म तिमीलाई ती पलिशती मानिसहरू माथि बिजय गराउनेछु।”
- 11 तब दाऊद र तिनका मानिसहरू बाल पराजीम शहरसम्म गए। त्यहाँ दाऊद अनि तिनका मानिसहरूले पलिशती मानिसहरूलाई परास्त गरे। दाऊदले भने, “भत्केको बौध्बाट पानी छुट्टेछ। त्यही प्रकारले परमेश्वरले मेरो शत्रुहरू माथि छुट्टेनु भयो। परमेश्वरले मेरो माध्यमबाट यस्तो गर्नुभयो।” त्यसै कारणले त्यस स्थानको नाउँ बाल-पराजीम राखिएको हो।
- 12 पलिशती मानिसहरूले बाल पराजीममा आफ्ना मूर्तिहरू छाडेका थिए। दाऊदले आफ्ना मानिसहरू ती मूर्तिहरूलाई जलाउने आदेश दिए।

पलिशती मानिसहरू माथि अर्को विजय

- 13 पलिशतीहरूले रपाईमको बेसीमा बसे मानिसहरू माथि फेरि आक्रमण गरे।
- 14 दाऊदले फेरि परमेश्वरसित प्रार्थना गरे। परमेश्वरले दाऊदको प्रार्थनाको उत्तर दिनुभयो। परमेश्वरले भन्नु भयो, “दाऊद, जब तँ आक्रमण गर्दा पलिशतीहरूको पछि पहाड तिर नलाग। त्यसको साटो तिनीहरूको चौर तिर जा अनि पीपलका रूखहरूका पहाड पट्टी लुक।
- 15 अनि त्यस समयमा तिमीले किम्बुको टुपोहरूबाट हिडीरहेको आवाज सुन्ने छौ। तब तिमीले पलिशतीहरू माथि आक्रमण गर्नु नै पछि। तिमीले यस्तो अवश्यै गर्नु पर्छ। परमेश्वर आफै तिमीहरूका अघि अघि पलिशतीका सेनाहरूलाई प्रहार गर्न जानुहुनेछ।”
- 16 दाऊदले त्यसै गरे जो परमेश्वरले तिनलाई गर्नु भन्नुभएको थियो। यसरी दाऊद अनि तिनका मानिसहरूले पलिशती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिशती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिशती सेनाहरूलाई मारे।

17 यसरी दाऊद सबै देशहरूमा प्रसिद्ध भए। परमप्रभुले सबै राष्ट्रहरूलाई दाऊददेखी भयभीत तुल्याउनु भयो।

15

यरूशलेममा करारको सन्दूक

1 दाऊदले आफ्नै निम्ति दाऊदशहरमा राजमहलहरू बनाए। तब तिनले करारको सन्दूक राख्नलाई एउटा स्थान बनाए। तिनले त्यसका निम्ति पाल ठोंगे।

2 तब दाऊदले भने, “लेवीहरूलाई मात्र करारको सन्दूक बोक्ने अनुमति छ। किनभने तिनीहरू हुन् जसलाई परमप्रभुले करारको सन्दूक बोक्न अनि सदा सर्वदा उहाँको सेवा गर्नका निम्ति छान्नु भएको थियो।”

3 दाऊदले इस्राएलका सबै मानिसहरूलाई यरूशलेममा एकसाथ भेट्नु भने जब लेवीहरूले करारको सन्दूकलाई बोकेर तिनले यसको निम्ति बनाएको स्थान मा ल्याउने छन्।

4 दाऊदले हास्रनका सन्तानहरू र लेवीहरूलाई एक साथ बोलाए।

5 कहातका परिवार समूहबाट 120 मानिसहरू थिए। ऊरीएल तिनीहरूका मुखिया थिए।

6 मरारीका परिवार समूहबाट 220 मानिसहरू थिए। असायाह तिनीहरूका अगुवा थिए।

7 गेशीमका परिवार समूहबाट 130 जना मानिसहरू थिए। योएल तिनीहरूका अगुवा थिए।

8 एलीसापानका परिवार समूहबाट 200 मानिसहरू थिए। शमायाह तिनीहरूका मुखिया थिए।

9 हेडोनका परिवार समूहबाट 80 जना मानिसहरू थिए। तिनीहरूका मुखिया एलीएल थिए।

10 उज्जीएलका परिवार समूहबाट 112 जना मानिसहरू थिए। तिनीहरूका मुखिया अम्मोनीदाब थिए।

पूजाहारी र लेवीहरूसित दाऊद कुराकानी गर्छन्

11 तब दाऊदले पूजाहारीहरू, सादोक अनि अबियाथारलाई तिनी कहाँ आउनु भने। दाऊदले यी लेवीहरूलाई पनि तिनी कहाँ आउनु भने, उरीएल, असायाह, योएल, शमायाह, एलीएल अनि अम्मोनीदाब।

12 दाऊदले तिनीहरूलाई भने, “तिमीहरू लेवी कुल समूहका अगुवाहरू हो। तिमीहरू र अन्य लेवीहरूले आफैलाई पवित्र बनाउनु पर्छ। त्यसपछि करारको सन्दूकलाई मैले त्यसको निम्ति बनाएको स्थानमा ल्याउनु पर्छ।

13 अधिल्लो पल्ट करारको सन्दूक कसरी बोक्नु पर्ने भनी हामीले परमप्रभुलाई सोधेौं। तिमी लेवीहरूले त्यो बोकेनौं अनि त्यसै कारण परमप्रभुले हामीलाई दण्ड दिनुभयो।”

14 तब पूजाहारी र लेवीहरूले स्वयंमलाई पवित्र तुल्याए जसद्वारा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको करारको सन्दूक बोक्न सके।

15 लेवीहरूले मोशाले आदेश गरे झैं करारको सन्दूकलाई आफ्ना काँधमा बोक्नमा निम्ति विशेष डन्डा प्रयोग गरे। तिनीहरूले करारको सन्दूक परमप्रभुले भन्नु भए अनुसार बोके।

सङ्गीतकारहरू

16 दाऊदले लेवीहरूलाई आफ्ना सङ्गीतकार दाज्यू-भाईहरूलाई ल्याउनु भने। सङ्गीतकारहरूले बाजा, वीणा, सारङ्गी अनि इयालीहरू ल्याउनु पर्ने अनि खुशीको गीत गाउनु पर्ने थियो।

17 तब लेवीहरूले हेमान अनि उसका दाज्यू-भाईहरू आसाप अनि एतानलाई ल्याए। हेमान योएलका छोरा थिए। आसाप बेरेक्याहका छोरा थिए। एतान कुशायाहका छोरा थिए। यी मानिसहरू मरारीका परिवार समूहका थिए।

18 तिनीहरूको परिवारमा दोस्रो दर्जाका थिए। तिनीहरू जकर्याह, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मसित्याह, एलीपलेह, मिक्नेयाह ओबेद एदोम र यीएल यी मानिसहरू द्वारा पालहरू थिए।

19 सङ्गीतकार हेमान, आसाप अनि एतानले काँसाका इयालीहरू बजाए।

20 जकर्याह, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह अनि बनायाहले अलामोत सारङ्गी बजाए।

21 मसित्याह, एलीपलेह मिक्नेयाह, ओबेद-एदोम यीएल अनि अजज्याहले शिमीनीत निदेशक अनुसार वीणा बजाए। यो तिनीहरूको प्रतिदिनको कार्य थियो।

22 लेवी प्रमुख कनन्याह गाउने जिम्माका थिए। कनन्याहले यो काम पाए किनभने तिनी गाउनमा खूबै निपुण थिए।

23 बेरेक्याह अनि एल्काना करारको सन्दूकका दुई रक्षकहरू थिए।

24 पूजाहारीहरू शबन्याह, योशापात, नतनेल, अमासै, जकर्याह, बनायाह अनि एलीएजेरको काम करारको सन्दूक अधि-अधि हिंडटा तुरही बजाउने थियो। ओबेद-एदोम अनि यहियाह करारको सन्दूकका अन्य रक्षकहरू थिए।

25 दाऊद, इस्राएलका बढ्दा-प्रधानहरू अनि सेनाका कप्तानहरू करारको सन्दूक लिन गए। तिनीहरूले त्यसलाई ओबेद एदोमको घर बाहिर निकाले। प्रत्येक व्यक्ति खुशी थिए।

26 परमेश्वरले लेवीहरूलाई सहायता गर्नु भयो जसले करारको सन्दूक बोकेका थिए। तिनीहरूले सातवटा साढे र सातवटा भेडाहरूको बलिदिए।

27 सबै लेवीहरू जसले करारको सन्दूक बोकेका थिए तिनीहरूले मलमलका राम्रा पोशाक लगाएका थिए। कनन्याह, गाउने जिम्माका व्यक्ति अनि सबै गायकहरूका मलमलका राम्रा पोशाकहरूमा थिए। दाऊदले पनि मलमल द्वारा निर्मित राम्रा पोशाक लगाएका थिए। अनि दाऊदले उत्तम मलमलद्वारा निर्मित एपोद पनि लाएका थिए।

28 यसरी इस्राएलका सबै मानिसहरूले करारको सन्दूक ल्याए। तिनीहरूले जय-जयकार गरे, तिनीहरूले नरसिङ्गा तुरहीहरू र इयाली, वीणा अनि साराङ्गीहरू बजाए।

29 जब करारको सन्दूक दाऊदको शहरमा ल्याइपुर्‍याइयो, मीकलले इयालबाट हेरिन्। मीकल शाऊलकी छोरी थिइन्। तब तिनले राजा दाऊदलाई नाच्दै गरेका अनि बाघ-बाजाहरू बजाउँदै गरेका देखिन्, अनि तिनले दाऊद प्रतिको आफ्नो श्रद्धा हराइन अनि तिनले सोचिन दाऊदले आफैलाई मर्छ बनाइहेछन्।

16

- 1 लेवीहरूले करारको सन्दूक ल्याए अनि त्यसलाई दाऊदले टाँगेको पालभित्र राखे। त्यस पछि तिनीहरूले परमेश्वरलाई होमबलि र मेलबलि अर्पण गरे।
 - 2 दाऊदले होमबलि अनि मेलबलि चढाइसकेपछि तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए।
 - 3 त्यस पछि तिनले हेरक इस्राएली पुस्र र झीहरूलाई एउटा-एउटा रोटी, केही खजुरका झुप्पा अनि किसमिसहरू दिए।
 - 4 तब दाऊदले करारको सन्दूकको अधि सेवा गर्न का निम्ति केही लेवीहरूलाई चुने। ती लेवीहरूको काम उत्सव मनाउने, धन्यवाद दिने अनि इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गाउने थियो।
 - 5 आसाप पहिलो दलका प्रमुख थिए। आसापका दलले इयाली बजाए। जकर्याह दोस्रो दलका प्रधान थिए। अन्य लेवीहरू यीएल, शमीरामोत, यहीएल, मतित्याह, एलीआब, बनायाह, ओबेद एदोम अनि यीएल थिए। यी मानिसहरूले वीणा, अनि सारङ्गी बजाए।
 - 6 बनायाह अनि यहजीएल पूजाहारीहरू थिए जसले सदैव करारको सन्दूक अधि तुरही बजाउथे।
 - 7 यो त्यसबेला थियो जब दाऊदले पहिलो पल्ट आसाप अनि उनका भाइहरूलाई परमप्रभुको स्तुतिगान गर्ने काम दिएका थिए।
- दाऊदको धन्यवादको गीत
- 8 परमप्रभुको स्तुति गर। उहाँको नाउँ पुकार।
मानिसहरूलाई ती महान कार्यहरूको बारेमा भन जो परमप्रभुले गर्नु भएको छ।
 - 9 परमप्रभुको निम्ति गाओ। परमप्रभुको निम्ति स्तुति गान गर।
उहाँका आश्चर्यकर्महरूको विषयमा सुनाऊ।
 - 10 परमप्रभुको पवित्र नाउँको गौरव गर।
परमप्रभु तर्फ आउने सबै मानिसहरू, प्रसन्न होऊ।
 - 11 परमप्रभु र उहाँको शक्ति तर्फ हेर।
परमप्रभु कहाँ जाऊ अनि उहाँको सहायता सधै खोज।
 - 12 ती अचम्मका कामहरू सम्झ जो परमप्रभुले गर्नु भएको छ।
उहाँका फैसलाहरू अनि उहाँले गर्नु भएका शक्तिशाली कार्यहरूको स्मरण गर।
 - 13 इस्राएलका मानिसहरू परमप्रभुका दास हुन।
याकुबका सन्तानहरू परमप्रभुका चुनिएका मानिसहरू हुन।
 - 14 परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।
उहाँले संसार भरि नै न्याय राख्नु हुन्छ।
 - 15 उहाँको करार सदैव सम्झ।
उहाँले ती आज्ञाहरू हजारी पुस्ताहरूका निम्ति दिनुभएको छ।
 - 16 त्यो करारलाई सम्झ जो परमप्रभुले अब्राहामसित गर्नु भएको थियो।
उहाँले इसहाकसित गर्नु भएको प्रतिज्ञा सम्झ।
 - 17 परमप्रभुले यसलाई याकुबको निम्ति विधि बनाउनु भयो।
यो करार इस्राएलसितको हो जो सदैव लगातार चलिरहन्छ।
 - 18 परमप्रभुले इस्राएललाई भन्नु भयो: "मैले तिमीलाई यो कनानको भूमि सुम्पि दिएँ।
यो तिम्रो पैतृक सम्पतिको भाग हुनेछ।"
 - 19 जब तिनीहरू एउटा सानो संख्याका मानिसहरू मात्र थिए,
अनि केही समयको लागि अन्य राज्यहरूसँग बसि रहे।
 - 20 तिनीहरू एक राष्ट्रदेखि अर्को राष्ट्रमा गए।
तिनीहरू एक राज्य देखि अर्को राज्यमा गए।
 - 21 तर परमप्रभुले कसैलाईपनि तिनीहरू माथि चोट पुर्याउन दिनु भएन।
परमप्रभुले तिनीहरूलाई चोट नपुर्याउनु भनी राजाहरूलाई चेतावनी दिनुभयो।
 - 22 परमप्रभुले ती राजाहरूलाई भन्नु भयो, "मेरो अभिषेक भएका व्यक्तिहरूलाई चोट नदेऊ।
मेरा अगमवक्ताहरूलाई चोट नदेऊ।"
 - 23 सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ।
हामीलाई बचाउने परमप्रभुको बारेमा हेरक दिन तिमीले असल समाचार भन्नुपर्छ।
 - 24 सबै राष्ट्रलाई परमप्रभुको महिमाको विषयमा घोषणा गर।
हेरकलाई भन उहाँ कति अद्भुत हुनुहुन्छ।
 - 25 परमप्रभु महान हुनुहुन्छ, अनि धेरैले उहाँको महिमा गाउँछन्,
परमप्रभुको डर सबै देवताहरूका भन्दा धेरै भयभित हुन्छ।
 - 26 किन? किनभने संसारमा सबै देवताहरू केवल व्यर्थका मूर्तिहरू हुन्।
तर परमप्रभुले आकाश बनाउनु भयो।
 - 27 परमप्रभुको महिमा अनि गौरव छ।
शक्ति र आनन्दले ठाउँ भर्दछ जहाँ उहाँ बस्नु हुन्छ।
 - 28 परिवारहरू अनि समूहहरू,
परमप्रभुको महिमा र शक्तिको प्रशंसा गर।
 - 29 परमप्रभुको प्रशंसा र उहाँको नाउँको महिमा होस्।
परमप्रभु प्रति तिमीहरूका भेटीहरू ल्याऊ।
परमप्रभु अनि उहाँको पवित्र सुन्दरताको आराधना गर।
 - 30 उहाँको सामुने डराओ, जो सबै पृथ्वीमाथि छ।
जतिसक्दो संसार दृढ निमार्ण गरिएको छ। यो हल्लिने छैन।

- 31 पृथ्वी अनि आकाश प्रशन्न होऊन!
सबैतिरका मानिसहरूले भन्नु, “परमप्रभुले शासन गर्नुहुन्छ।”
- 32 समुद्र अनि यसमा भएका सबै वस्तुहरूले जय-जयकार गर्नु!
खेतहरू र तिनीहरूमा भएका हरेक थोकहरूले आनन्द देखाऊन।
- 33 तब जंडुगलका वृक्षहरूले गाउने छन्। किन? किनभने परमप्रभु आउनु हुँदैछ।
उहाँ पृथ्वीको न्याय गर्न आउनु हुँदैछ।
- 34 परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ असल हुनुहुन्छ,
हो परमप्रभुको प्रेम सदा-सर्वदा लगातार बगीरहन्छ।
- 35 परमप्रभुसित भन:
“हाम्रो परमेश्वर हाम्रा उद्धारकर्ता हामीलाई बचाउँनुहोस्
हामीलाई एकसाथ पारिदिनुहोस्
र हामीलाई अन्य देशहरूबाट बचाउनु होस्।
यसकारण हामी तपाईंको पवित्र नाउँको स्तुति अनि महिमा गर्न सकौं
जब तपाईंको स्तुति गर्छौं।”
- 36 परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ।

- तब सबै मानिसहरूले परमप्रभुको स्तुति गर्दै भने, “आमिन।”
- 37 त्यस पछि दाऊदले आसाप अनि उनका भाइहरूलाई करारको सन्दूकको सामु छाडे। दाऊदले तिनीहरूलाई त्यसको अघि हरेक दिन सेवा गर्न भनी छोडेका थिए।
- 38 दाऊदले ओबेद-एदोमलाई र 68 जना अन्य लेवीहरूलाई पनि आसाप अनि तिनका भाइहरूसित सेवा गर्नका निम्ति छोडे। ओबेद एदोम र होस्सा रक्षकहरू थिए। ओबेद-एदोम यदूतका छोरा थिए।
- 39 दाऊदले पूजाहारी सादोक अनि अन्य पूजाहारीहरू जसले तिनीसित गिबोनको उच्च स्थानमा परमप्रभुको पाल अघि सेवा गरेका थिए।
- 40 हरेक बिहान र साँझमा सादोक अनि अन्य पूजाहारीहरू होमबलिको बेदीमा होमबलि चढाउँथे। तिनीहरूले परमप्रभुको व्यवस्थामा लेखिएका नियमहरू जो परमप्रभुले इस्राएलीहरूलाई दिनु भएको थियो, पालन गर्नलाई यसो गर्थे।
- 41 हेमान यदूत अनि अन्य सबै लेवीहरूलाई स्तुति गान गाउँदै, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”
- 42 गायक नाउँ अनुसार चुनिएका थिए। हेमान अनि यदूत तिनीहरूका साथ थिए। तिनीहरूको काम तुल्ही फुक्नु अनि इयाली बजाउनु थियो। जब परमप्रभुका निम्ति भजन गाइन्थ्यो तिनीहरूले अन्य वाध्ययन्त्रहरू पनि बजाउने गर्थे। यदूतका छोराहरूले द्रारको क्षा गर्दथे।
- 43 समारोह पछि, सबै मानिसहरू आफ्नो-आफ्नो घर गए। अनि दाऊद पनि आफ्ना परिवारलाई आशीर्वाद दिन घर गए।

17

परमेश्वरको दाऊदलाई प्रतिज्ञा

- 1 दाऊद आफ्ना घर गए पछि तिनले अगमवक्ता नातानलाई भने, “हेर, म देवदारको काठले बनाएको घरमा बसिरहेछु, तर करारको सन्दूक पाल मुनि राखेको छ। म परमेश्वरको निम्ति एउटा मन्दिर बनाउन चाहन्छु।”
- 2 नातानले दाऊदलाई उत्तर दिए, “तपाईं जे गर्न चाहनुहुन्छ त्यो गर्न सक्नु हुन्छ। परमेश्वर तपाईंसित हुनुहुन्छ।”
- 3 तर त्यो रात परमेश्वरको वचन नातान कहाँ आयो।
- 4 परमेश्वरले भन्नु भयो,

“जा, अनि यी कुराहरू मेरो दास दाऊदलाई भन: परमप्रभुले भन्नु हुन्छ, ‘दाऊद म बस्को निम्ति मेरो मन्दिर निर्माण गर्ने व्यक्ति तँ होइनस।

5-6 इस्राएललाई मैले मिश्र देशबाट बाहिर ल्याएको समय देखी आज सम्म म मन्दिरमा बसेको छैन। म पालको चौरतिर घुमिरहेछु। मैले मानिसहरूलाई इस्राएलका मानिसहरूका विशेष अगुवाहरू हुनलाई छाने। ती अगुवाहरू मेरा मानिसहरूका निम्ति गोठालाहरू तृल्य छन्। जब म इस्राएलका चौरतिर विभिन्न स्थानमा घुमिरहेथे। त्यसबेला कुनै पनि ती अगुवाहरूलाई मैले कहिले पनि भनिन किन तिमीहरूले मेरो निम्ति देवदारु काठको मन्दिर निर्माण गरेनौं?”

7 “यसकारण अब, यी सबै कुराहरू मेरो सेवक दाऊदलाई भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘मैले तँलाई गोठाला हुँदा खेतबाट ल्याएँ। मैले तँलाई मेरा इस्राएल मानिसहरूका राजा बनाएँ।

8 तँ जहाँ गए ता पनि म तेरो साथ थिएँ। म तँ भन्दा अघि गएँ र तेरा शत्रुहरूलाई मारिदिँ। अब म तँलाई पृथ्वीको एक प्रसिद्ध मानिस बनाउनेछु।

9 म यो भूमि मेरो इस्राएली मानिसहरूलाई दिरेकोछु। म उनिहरूलाई यस भूमिमा स्थापना गर्नेछु अनि तिनीहरू त्यहाँ बस्नेछन्। कसैले तिनीहरूलाई दिक्दारी दिनेछैन। नराम्रा मानिसहरूले तिनीहरूलाई चोट पुर्याउने छैनन्। जसरी तिनीहरूले पहिले गरेका थिए।

10 ती नराम्रा कुराहरू भए, तर मैले मेरा इस्राएली मानिसहरूको हेरचाहको निम्ति प्रमुखहरू चुने अनि म तेरा सबै शत्रुहरूलाई पनि परास्त गर्नेछु।

“ म तँलाई भन्छु कि परमप्रभुले तेरो निम्ति एउटा राजकीय घरना निर्माण गरिदिनु हुनेछ।

11 जब तेरो मृत्यु हुनेछ अनि तँ तेरा पिता-पुर्खाहरूसित मिल्नेछस म तेरो आफ्नै छोरालाई नयाँ राजा बनाउनेछु। नयाँ राजा तेरा छोराहरू मध्ये एक जना हुनेछ। अनि म उसको राज्यलाई शक्तिशाली बनाउनेछु।

12 तेरो छोराको निम्ति एक मन्दिर निर्माण गर्नेछु। म तेरो परिवारलाई सर्वदा शासन गर्न बनाउनेछु।

13 म उसको पिता हुनेछु अनि उ मेरो छोरा हुनेछ। तेरो अघि शाऊल राजा थियो। अनि मैले मेरो सहयोग शाऊलबाट हटाएँ। तर म तेरो छोरालाई प्रेम गर्न कहिले पनि छाडने छैन।

14 म उसलाई मेरो मन्दिर अनि राज्यको जिम्मा सदासर्वदा राख्ने छु। उसको शासन सर्वदा चलिरहने छ।”

15 नातानले यो दर्शनबाट परमेश्वरले भन्नु भएका सबै कुराहरूको विषयमा दाऊदलाई भने।

दाऊदको प्रार्थना

16 तब, राजा दाऊद पवित्र पालमा गए र परमप्रभु समक्ष बसे। दाऊदले भने,

“हे परमप्रभु परमेश्वर तपाईंले मेरा निम्ति अनि मेरा परिवारका निम्ति यति बिघ्न वास्ता गरिदिनु भयो। म यो किन बुझिदैन?

17 तिनीहरू बाहेक तपाईंले मलाई जान्नु दिनु भयो कि भविष्यमा मेरा परिवारको भाग्य के हुन्छ भनि। तपाईंले मलाई सधैं एउटा अनि प्रसिद्ध व्यक्तिलाई जस्तै व्यवहार गर्नुभयो।

18 यो भन्दा धेरै म के भन्नु सक्छु र? तपाईंले मेरो निम्ति यति धेरै गरिदिनु भयो। अनि म तपाईंको मात्र दास हुँ। तपाईंले मलाई जान्नुहुन्छ।

19 हे परमप्रभु, तपाईंले मेरो निम्ति यो अद्भुत कार्य गरिदिनु भयो। तपाईंले यो गर्नुभयो किनभने तपाईं यो चाहनु हुन्थो।

20 हे परमप्रभु तपाईं जस्तो अन्य कोही हुने छैन। तपाईं बाहेक अन्य ईश्वर छैन। हामीले कहिले पनि कुनै ईश्वरले यस्तो अद्भुत कार्य गरेको सुनेका छैनौं।

21 इस्राएल जस्तै अन्य कुनै राष्ट्र छ? छैन पृथ्वीमा इस्राएल मात्र यस्तो राष्ट्र हो जसको निम्ति तपाईंले यस्ता अद्भुत कार्यहरू गर्नु भयो। हामीलाई मिश्रदेशबाहिर निकाल्नुभयो अनि तपाईंले हामीलाई स्वतन्त्र बनाउनु भयो। तपाईंले आफै स्वयंलाई प्रसिद्ध तुल्याउनु भयो। तपाईंले तपाईंका मानिसहरूका अधि जानु भयो अनि अन्य मानिसहरूलाई हाम्रो निम्ति तिनीहरूको देश छोड्न बाध्य तुल्याउनु भयो।

22 तपाईंले तपाईंका इस्राएली मानिसहरूलाई सदा-सर्वदा तपाईंको बनाउनुभयो। अनि तपाईं परमप्रभु तिनीहरूको परमेश्वर बन्नु भयो।

23 “त्यसैकारण परमप्रभु तपाईंले म अनि मेरो सन्तानहरूको विषयमा के भन्नुभयो यो सदा-सर्वदा सत्य रहोस्। तपाईंले के भन्नुभयो त्यो गर्नुहोस् तपाईंले गर्नु हुनेछ।

24 तपाईंका वचन राख्नुहोस् जस द्वारा मानिसहरूले सदैव तपाईंको नाउँको सम्मान गर्नेछन्। तब मानिसहरूले भन्ने छन्, ‘सर्वशक्तिमान परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ।’ अनि दाऊद तपाईंको दासको साम्राज्य तपाईंको सामुन्ने स्थापित होस्।

25 “तपाईं आफैले मलाई प्रकट गर्नु भएकोछ। त्यो तपाईंले मेरो परिवारलाई, राजाहरूको परिवार बनाउनु हुनेछ। त्यसै कारण म निर्धक्क साथ तपाईंलाई दयाहरू मागिरहेछु।

26 यसकरण अब मेरो परमप्रभु, तपाईं नै परमेश्वर हुनुहुन्छ। परमेश्वर तपाईं स्वयंले मेरा निम्ति यी असल कुराहरू गरिदिनु भनी प्रतिज्ञा गर्नु भएको छ।

27 त्यसकारण मेरो परमप्रभुलाई इच्छा भए तपाईंले तपाईंको दासको राजवंशलाई आशिष दिनुहोस् यो तपाईंको उपस्थिमा सदा-सर्वदा लगातार रहनेछ। कारण परमप्रभु तपाईं आफैले यसलाई आशीर्वाद दिनु भएको छ। अनि तपाईंले जे आशीर्वाद दिनुभयो सदा-सर्वदै आशीष हुनेछ।”

18

दाऊदले विभिन्न राष्ट्रहरू जित्छन्

1 पछि दाऊदले पलिशती मानिसहरूलाई आक्रमण गरे। तिनले पलिशतीहरूलाई परास्त गरे। तिनले गात शहर अनि त्यसका वरिपरिका सा-साना अरू शहरहरू पलिशती मानिसहरूबाट लिए।

2 त्यस पछि दाऊदले मोआब देशलाई परास्त गरे। मोआबीहरू दाऊदका सेवक बने। तिनीहरूले दाऊदलाई कर तिर्थे।

3 दाऊदले हदर-एजेरको सेनाहरू विरुद्ध पनि युद्ध गरे। हदर-एजेर सोबाका राजा थिए। दाऊद ती सेनाहरूसित हमात शहरसम्म लडे। दाऊदले योसो गरे किनभने हदर-एजेरले आफ्नो राज्य युफ्रेटिस नदी सम्म फैलाउने चेष्टा गरेका थिए।

4 दाऊदले हदर-एजेरका 1,000 रथहरू, 7,000 सारथिहरू अनि 20,000 पैदल सैनिकहरू कब्जामा लिए। दाऊदले हदर-एजेरका बलिया घोडाहरू पनि आपद्ग बनाइदिए जुन चाँही रथ तान्नमा प्रयोगगरिएका थिए। तर दाऊदले 100 वटा रथहरू तान्ने प्रशस्त घोडाहरू आफ्नो निम्ति बचाइदिए।

5 अरामी मानिसहरू दम्रीशक शहरबाट हदर-एजेरलाई सहायता गर्न आए। हदर-एजेर सोबाका राजा थिए। तर दाऊदले तिनलाई परास्त गरे र 22,000 अरामी सैनिकहरूलाई मारिदिए।

6 दाऊदले अरामीहरूको राज्य दम्रीशका शहरमा सेना लगेर बसाए। अरामी मानिसहरू दाऊदका सेवक भए अनि तिनीहरूको कर ल्याउन थाले। यसरी परमप्रभुले दाऊदलाई जहाँ गए ता पनि विजय गराउनुभयो।

7 दाऊदले हदर-एजेरका सेना प्रधानहरूबाट सुनका ढालहरू लिए अनि ती यशलेमामा ल्याए।

8 दाऊदले तेबह अनि कून-शहरहरूबाट धेरै मात्रामा काँसा पनि ल्याए। ती शहरहरू हदर-एजेरका थिए। पछि सुलेमानले त्यो काँसालाई काँसाको कुण्ड, काँसाका स्तम्भ र काँसाका विभिन्न ढाँडाहरू मन्दिरको निर्माण गर्नको निम्ति प्रयोगगरे।

9 तोऊ हमात शहरका राजा थिए। हदर-एजेर सोबाका राजा थिए। तोऊले हदर-एजेरका सबै सेनालाई दाऊदले परास्त पारे भन्ने कुरा सुने।

10 यसकारण तोऊले उसको छोरा हदोरामलाई दाऊद कहाँ उसलाई उसको विजयमा अभिनन्दन गर्न अनि बधाई दिन पठाए। तिनले योसो गरे किनभने दाऊद हदर-एजेरका विरुद्ध लडेका थिए अनि तिनलाई परास्त गरेका थिए। हदर-एजेरका अधि तोऊ सँग युद्ध गरेका थिए। हदोरामले दाऊदलाई सुन, चाँदी अनि काँसा द्वारा निर्मित धेरै किसिमका चीज बीजहरू दिए।

11 दाऊदले ती वस्तुहरूलाई पवित्र तुल्याए र परमप्रभुलाई चढाए। दाऊदले एदोम, मोआब, अम्मोनीहरू, पलिशतीहरू अनि अमालेकीहरूबाट ल्याएका सबै चाँदी अनि सुन पनि त्यसै गरे।

12 अबीशै, ससूयाहका छोरांले 18,000 एदोमी मानिसहरूलाई नूनको बेसीमा मारे।

13 अबीशैले एदोममा किल्लाहरू बसाए अनि सबै एदोमीहरू दाऊदका सेवक बनाए। परमप्रभुले दाऊदलाई तिनी जहाँ सुके गए पनि विजय दिलाउनु भयो।

दाऊदका प्रमुख अधीकारीहरू

14 दाऊद सम्पूर्ण इस्राएलका राजा थिए। तिनले त्यही गरे जो हरेकका निम्ति उचित अनि उत्तम थियो।

15 योआब ससूयाहका छोरा दाऊदका सेनाका सेनापति थिए। यहोशाफात, अहीलदको छोरा दाऊदले गरेका कार्यहरूको विषयमा लेखे।

16 सादोक अनि अर्भिलेक पूजाहारीहरू थिए। सादोक अहीलदका छोरा थिए अनि अर्भिलेक एबियातारका छोरा थिए। शब्शा लेखपाल थिए।

17 बनायाह करेती अनि पेलैथीहरूका अगुवाई गर्ने जिम्मामा थिए। बनायाह यहोयादाका छोरा थिए। अनि दाऊदका छोराहरू मुख्य अधिकारीहरू थिए। तिनीहरू राजा दाऊद सँग सेवारथे।

19

अम्मोनीहरूले दाऊदका मानिसहरूलाई लज्जित तुल्याउँछन्

1 नाहाश अम्मोनी मानिसहरूका राजा थिए। केही समयपछि नाहाशको मृत्यु भयो र तिनको सट्टामा उनका छोरा नयौं राजा भए।

2 तब दाऊदले भने, “नाहाश म प्रति दयालु थिए, यसर्थ म हानुन, नाहाशका छोरा प्रति दयालु हुनेछु।” यसर्थ दाऊदले तिनको पित्तको मृत्यु प्रति हानुनलाई सान्त्वना दिनका निम्ति दूतहरू पठाए। दाऊदका दूतहरू अम्मोन देशमा हानुनलाई सान्त्वना दिन गए।

3 तर अम्मोनी प्रधानहरूले हानुनलाई भने, “मूर्ख नबन्नुहोस्। दाऊदले वास्तवमा यी मानिसहरू तपाईंलाई सहानुभूति दिन वा तपाईंका मृत पिता प्रति सम्मान जनाउन पठाएका होइन, दाऊदले तिनका समाचारवाहकहरूलाई तपाईंको देशको जासूसी गर्न भनी पठाएका हुन। दाऊदले वास्तवमा तपाईंको देशलाई ध्वंश पार्न चाहन्छन्।”

4 यसर्थ हानुनले दाऊदका समाचारवाहकहरूलाई पके अनि तिनीहरूका दाही र कपाल काटिदिए। हानुनले तिनीहरूका बच्चाहरू पनि कम्मर सम्म काटि दिए। त्यस पछि तिनले तिनीहरूलाई पठाइदिए।

5 दाऊदका मानिसहरूलाई घर जान अठेरो पर्यो। केही मानिसहरू दाऊद कहाँ गए अनि तिनका मानिसहरू प्रति के घटना घटयो सो भने। यसर्थ राजा दाऊदले आफ्ना मानिसहरूलाई यो समाचार पठाए “तिनीहरू तिमीहरूको दाही फेरि नबढ्नुजेल यरीहो शहरमा बस्। त्यस पछि तिमीहरू घर फर्केर आउन सक्छौ।”

6 अम्मोनीहरूले सोचे कि दाऊदले तिनीहरूलाई उसको शत्रु हो भन्ने विचार गरे। तब तिनीहरूले 1,000 तोडा चाँदी प्रयोग गरेर मिस्रपुतामियाबाट रथहरू अनि सारथिहरू ज्यालामा ल्याए। तिनीहरूले अराम-माका अनि सोबाबाट पनि रथहरू अनि सारथिहरू ज्यालामा ल्याए।

7 अम्मोनीहरूले 32,000 रथहरू ज्यालामा ल्याए। तिनीहरूले माकाका राजा अनि तिनका सेनालाई सहायता गर्न आउनु भनी तिनीहरूलाई ज्याला दिए। माकाका राजा र उसका सैनिकहरू आए अनि मेदबा शहरको नजिकमा छाउनी बसाए। अम्मोनीहरू आफै आफ्ना शहरहरू बाट बाहिर आए र युद्धका निम्ति तयार भए।

8 दाऊदले सुने कि अम्मोनी मानिसहरू युद्धका निम्ति तयार हुँदैछन्। यसर्थ तिनले योआब अनि इस्राएलका समस्त सेनालाई अम्मोनी मानिसहरूसित युद्ध गर्न पठाए।

9 अम्मोनीहरू बाहिर आए अनि युद्धका निम्ति तयार बसे। तिनीहरू शहरद्वारको नजिक थिए। जो राजाहरू सहायता गर्न आएका थिए तिनीहरू आफै बाहिर मेदान तिर बसे।

10 योआबले देखे कि तिनीसित लड्नका निम्ति दुइ सैन्यदलहरू तयार थिए। एक दल तिनको सामुन्ने थियो अनि अर्को दल तिनका पछिल्लततिर थियो। यसर्थ योआबले इस्राएलका केही सर्वोत्तम सैनिकहरूलाई छाने। तिनले तिनीहरूलाई अरामका सेना विस्द्व लड्न पठाए।

11 योआबले इस्राएलका सैनिकहरूलाई अबीशैको अधीनमा रहने आदेश दिए। अबीशै योआबका भाइ थिए। ती सैनिकहरू अम्मोनी सेना विस्द्व लड्न गए।

12 योआबले अबीशैलाई भने, “यदि अरामका सैनिक मेरा निम्ति अति शक्तिशाली भए तब तिमीले मलाई सहायता गर्नुपर्छ। यदि अम्मोनी सैनिक तिम्ना निम्ति अति शक्तिशाली भए भने म तिमीलाई सहायता गर्नेछु।

13 हामी साहसी अनि शक्तिशाली बनौं जब हामी हाम्रा मानिसहरूका निम्ति अनि हाम्रा परमेश्वरको शहरहरूका निम्ति लड्छौ। परमप्रभुले त्यही गरून् जो उहाँले उचित ठान्नुहुन्छ।”

14 योआब अनि तिनीसित भएका सेनाले अरामका सेनालाई आक्रमण गरे। अरामका सेनाहरू योआब अनि तिनका सेनाहरू देखि भागे।

15 अम्मोनी सेनाहरूले अरामका सेनाहरू भागिरहेको देखे यसर्थ तिनीहरू पनि भागे। तिनीहरू अबीशै र तिनका सेना देखि भागे। अम्मोनीहरू आफ्ना शहरमा फर्के अनि योआब यरूशलेम फर्केर गए।

16 अरामी प्रधानहरूले देखे कि इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे। यसर्थ तिनीहरूले युफ्रेटिस नदीको पूर्वतिर बसेका अरामी मानिसहरू बाट सहायता पाउनका निम्ति दूतहरू पठाए। शोपक अरामका हदर-एजेरका सेनापति थिए। शोपकले ती अन्य अरामी सैनिकहरूको पनि अर्वावाइ गरे।

17 दाऊदले समाचार सुने कि अरामका मानिसहरू युद्धका निम्ति एकत्रित भइरहेका छन्। यसर्थ दाऊदले इस्राएलका सबै मानिसहरूलाई एकजुट गराए। दाऊदले तिनीहरूलाई यर्दन नदी पारी लगे। तिनीहरू अरामीहरूको आमने-सामने भए। दाऊदले आफ्ना सेनालाई युद्धका निम्ति तयार हुनु हुकुम गरे अनि तिनीहरूले अरामीहरूलाई आक्रमण गरे।

18 अरामीहरू इस्राएलीहरूसित भागे। दाऊद र तिनका सेनाले 7,000 सारथिहरू अनि 40,000 अरामी सैनिकहरूलाई मारे। दाऊद अनि तिनका सेनाले अरामी सेनाका सेनापति शोपकलाई पनि मारिदिए।

19 जब हदर-एजेरका अधीकारीहरूले तिनीहरूलाई इस्राएलले परास्त परेका देखे, तिनीहरूले दाऊदसित सन्धि गरे। तिनीहरू दाऊदका सेवक बने। यसर्थ अरामीहरूले अम्मोनीहरूलाई फेरि सहायता गर्न अस्वीकार गरे।

20

योआबले अम्मोनीहरूलाई नष्ट पार्दछन्

1 बसन्त ऋतुमा, योआबले इस्राएलका सैनिकहरूलाई युद्धमा लगेर गए। यो वर्षको त्यो समय थियो जब राजाहरू युद्धमा जान्थे, तर दाऊद यरूशलेम मै बसे। इस्राएलका सैनिकहरू अम्मोन देशमा गए अनि त्यसलाई ध्वंश पारे। त्यस पछि तिनीहरू रब्बा शहरमा गए। सैनिकहरू शहरको चारिदिशि छाउनीमा तिनीहरू जानबाट रोक्नलाई मानिसहरूलाई शहरको भित्र वा बाहिर त्यहाँ बसे। योआब अनि इस्राएलका सेना रब्बा शहरको विस्द्व त्यसलाई ध्वंश नपार्नुजेल सम्म लडे।

2 दाऊदले तिनीहरूका राजाको शिरबाट श्रीपिच निकाले। त्यो सुनको श्रीपिच लगभग एक तोडा* थियो। श्रीपिचमा मृत्युले रत्नहरू थिए। श्रीपिच दाऊदको शिरमा लगाइयो। तब दाऊदले रब्बा शहरबाट धेरै मृत्युवान बस्तुहरू पाए।

3 दाऊदले रब्बाका मानिसहरूलाई ल्याए अनि तिनीहरूलाई आरा, फलामका गल अनि बच्चरो द्वारा काम गर्न लगाए। दाऊदले अम्मोनीहरूका सबै शहरहरूलाई पनि त्यसै गर्न लगाए। त्यस पछि दाऊद अनि सबै सेना यरूशलेम फर्के।

पलिशती दैत्यहरू मारिन्छन्

4 पछि इस्राएलीहरूको पलिशती मानिसहरूसित गेजेर शहरमा युद्ध भयो। त्यस समय ह्शकाका सिम्बकैले सिपैलाई मारे। सिपै दैत्यहरूका (रपाईहरूका) एकजना छोरा थिए। यसरी ती पलिशती मानिसहरू इस्राएली मानिसहरूका दास सरह भए।

5 फेरि त्यहाँ इस्राएलीहरू अनि पलिशतीहरूको बीचमा युद्ध भयो। एल्हानान, याएरका छोरोले लहमीलाई मारे। लहमी गोल्यतका भाइ थिए। गोल्यत गात शहरका थिए। लहमीको भाला अत्यन्त ठूलो अनि गह्रौ थियो। त्यो तानको विशाल डन्डा जस्तै थियो।

6 पछि, इस्राएलीहरूले पलिशतीहरूसित गात शहरमा युद्ध लडे। यो शहरमा एकजना दैत्य मानिस थियो। त्यसको हात अनि खुट्टामा चौबीसवटा औलाहरू थिए। त्यस मानिसको प्रत्येक हातमा छ वटा औलाहरू अनि प्रत्येक खुट्टामा छ वटा औलाहरू थिए। त्यो पनि दैत्यहरूको छोरा थियो।

* 20:2: एक तोडा अर्थात् “75 पाउण्ड” वा “चौतीस किलो ग्राम।”

7 यसरी जब त्यस मानिसले इस्राएललाई निन्दा गर्थो, तब जोनाथनले त्यसलाई मारिदिए। जोनाथन शिमेअका छोरा थिए। शिमेअ दाऊदका दाज्यू थिए।

8 ती पतिश्री मानिसहरू गाश शहरका दैत्यहरूका (रफाका सन्तान) छोराहरू थिए। दाऊद अनि तिनका सेवकहरूले ती दैत्य मानिसलाई मारे।

21

इस्राएलीहरूको गन्ती गरेर दाऊदले पाप गर्छन

1 शैतान इस्राएलका मानिसहरूको विरुद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो।

2 यसर्थ दाऊदले योआब र मानिसहरूका अगुवाहरूलाई भने, “जाऊ अनि इस्राएलका सबै मानिसहरूको गणना गर। देशमा भएका हरेकको गिन्तीगर। बेशेबा शहरदेखि दान शहरसम्म। तब मलाई भन, जस द्वारा त्यहाँ कति जना मानिसहरू छन् म जान्ने छु।”

3 तर योआबले भने, “परमप्रभुले उहाँको राष्ट्रलाई सय गुणा विशाल बनाउनु। हजूर, इस्राएलका सबै मानिसहरू तपाईंका दास हुन्। तपाईं किन यो काम गर्न चाहनुहुन्छ, मेरा परमप्रभु राजा तपाईंले इस्राएलका सबै मानिसहरूलाई पापको दोषी तुल्याउनु हुनेछ।”

4 तर राजा दाऊद ढीट थिए। योआबले त्यसै गर्नु पर्यो जो राजाले भने। यसर्थ योआब गए अनि मानिसहरूको गिन्ती गर्दै देश भरि घुमे। त्यस पछि योआब यरूशलेम फर्की आए।

5 अनि कतिजना मानिसहरू थिए सो दाऊदलाई भने। इस्राएलमा 11,00,000 मानिसहरू थिए जो तरवार चलाउन सक्थे। अनि 4,70,000 मानिसहरू यहूदामा थिए जो तरवार चलाउन सक्थे।

6 योआबले लेवी अनि बिन्यामीनका कुल समूहहरूको गिन्ती लिएनन्। योआबले ती अनि परिवार समूहहरूको गणना गरेनन् किनभने तिनलाई दाऊदको आदेश मनपरेन।

7 परमेश्वरको नजरमा दाऊदले नराप्रो कार्य गरेका थिए। यसर्थ परमेश्वरले इस्राएललाई दण्ड दिनु भयो।

परमेश्वरले इस्राएललाई दण्ड दिनु हुन्छ

8 तब दाऊदले परमेश्वरलाई भने, “मैले अति मूर्खता पूर्ण काम गरेकोछु। मैले इस्राएलका मानिसहरूको गणना गरेर अति नराप्रो पाप गरेका छु। त्यसकारण म तपाईंको दामबाट यो पाप हटाई दिनुहोस् भनी याचना गर्छु।”

9 गाद दाऊदका दर्शी थिए। परमप्रभुले गादलाई भन्नुभयो,

10 “जा, अनि दाऊदलाई भन: ‘परमप्रभुले जे भन्नुहुन्छ त्यो यो हो: म तँलाई तीनबटा रोजाई दिँदैछु। तैले ती मध्ये एउटा रोज्नु पर्छ। तब म तैले रोजे अनुसार दण्ड दिनेछु।’ ”

11 तब गाद दाऊद कहाँ गए। गादले दाऊदलाई भने, “परमप्रभु यही भन्नुहुन्छ, ‘दाऊद रोज कुन दण्ड तँ चाहन्छस्?’

12 प्रशस्त आहर बिना तीन वर्ष, वा तीन महीनासम्म, तेरो शत्रुहरू देखि भागी हिंडनु जब तिनीहरू आफ्ना तरवार लिएर तँलाई खेदुनेछन् परमप्रभुबाट तीन दिनको दण्ड। भयानक रूडि देश भरि फैल्ने छ अनि परमप्रभुका स्वर्गदूतले मानिसहरूलाई ध्वंस गर्दै इस्राएलको चरित्तिर जानेछन्।’ दाऊद परमेश्वरले मलाई पठाउनु भएको हो। अनि तपाईंले निर्णय गर्नुहोस् कुन उत्तर मैले उहाँलाई दिनु?”

13 दाऊदले गादलाई भने, “म संकष्टमा परेको छु। म कुनै मानिसहले मलाई दण्ड दिएको फैसला चाहँदिन। परमप्रभु दयालु हुनुहुन्छ यसकारण मलाई उहाँको हातमा पर्न दिनुहोस्।”

14 यसर्थ परमप्रभुले इस्राएलमा भयंकर रोगहरू पठाउनुभयो अनि 70,000 मानिसहरू मरे।

15 परमेश्वरले एउटा स्वर्गदूतलाई यरूशलेम ध्वंस त गर्न पठाउनु भयो। तर जब ती स्वर्ग दूतले यरूशलेमलाई ध्वंसत गर्न शुरू गरे परमप्रभुले त्यो देख्नु भयो अनि उहाँलाई दुःख लाग्यो यसर्थ परमप्रभुले यरूशलेमलाई नाश नपार्न निश्चय गर्नुभयो। परमप्रभुले स्वर्गदूतलाई जो नाश गर्दै थिए, भन्नुभयो, “रोक! यति नै पर्याप्त छ।” परमप्रभुका स्वर्गदूत यबूसी ओर्नानको खलामा उभिएका थिए।

16 दाऊदले माथितिर हेरे अनि परमप्रभुका स्वर्गदूतलाई आकाशमा देखे। स्वर्गदूतले तिनको तरवार यरूशलेम शहर माथि समातिरहेका थिए। तब दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना शिरलाई भुँड्छुने गरि झुकाए प्रणाम गरे। दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति विशेष वज्र पहिरेका थिए।

17 दाऊदले परमेश्वरलाई भने, “म त्यही एक हुँ जसले पाप गर्थो। मानिसहरूको गिन्ती गर्नका निम्ति मैले नै आदेश गरेको थिएँ। म अन्जानमा थिएँ। इस्राएलका मानिसहरूले केही भूल गरेका थिएनन्। परमप्रभु मेरा परमेश्वर, मलाई र मेरो परिवारलाई दण्ड दिनुहोस्। तर यो भयानक रोगहरूलाई रोक्नुहोस् जसले तपाईंका मानिसहरूलाई मारिरहेछ।”

18 तब परमप्रभुका स्वर्गदूतले गादलाई भने। तिनले भने, “दाऊदलाई परमप्रभुको आराधना गर्नका निम्ति एक बेदी निर्माण गर्नु भन। दाऊदले त्यो बेदी यबूसीका ओर्नानको खलाको नजिक निर्माण गर्नुपर्छ।”

19 गादले ती कुराहरू दाऊदलाई भने अनि दाऊद ओर्नानको खला तिर गए।

20 ओर्नान गहूँ कुट्टे थिए। ओर्नान फर्के अनि स्वर्गदूतलाई देखे। ओर्नानका चारजना छोराहरू लुक्नलाई कुटे।

21 दाऊद ओर्नान डोँडा तिर उकालो लागे। ओर्नानले तिनलाई देखे र खला छोडे। तिनी दाऊद भए तिर गए अनि तिनको सामुने भुँड्छुने गरी शिर झुकाई प्रणाम गरे।

22 दाऊदले ओर्नानलाई भने, “तिम्रो खला मलाई बेच। म तिमीलाई पूरा दाम दिनेछु। तब म यो जग्गालाई परमप्रभुको आराधना गर्नको निम्ति बेदी निर्माण गर्न प्रयोग गर्ने छु। तब यी भयानक रोगहरू बन्द हुनेछन्।”

23 ओर्नानले दाऊदलाई भने, “यो खला लिनुहोस्। तपाईं मेरो स्वामी, महाराजा हुनुहुन्छ। तपाईंलाई जे इच्छ लाग्छ त्यही गर्नु होस्। तपाईंलाई होम बलिहरूका निम्ति गाई-गोरूहरू पनि दिनेछु। म तपाईंलाई खलाको तखताहरू दाउराको रूपमा दिनेछु। म अन्न बलि चढाउनको निम्ति गहूँ र यी सबै सामानहरू तपाईंलाई दिनेछु।”

24 तर राजा दाऊदले ओर्नानलाई उत्तर दिए, “होइन, म तिमीलाई पूरा दाम दिन्छु। परमप्रभुलाई अर्पण गर्नका निम्ति म तिम्रो केही चीज लिदिन। म त्यो भेट अर्पण गर्दिन जसको कुनै मूल्य दिनु पर्दैन।”

25 यसर्थ दाऊदले ओर्नानलाई त्यो स्थानको निम्ति 600 शेकेल जति सुन दिए।

26 दाऊदले त्यहाँ परमप्रभुको आराधना गर्नका निम्ति एउटा बेदी निर्माण गरे। दाऊदले होमबलि र मेलबलि चढाए। दाऊदले परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले स्वर्गबाट आगो पठाए दाऊदलाई उत्तर दिनुभयो। त्यो आगो तल होमबलिको बेदीमा झर्‍यो।

27 तब परमप्रभुले स्वर्गदूतलाई तिनको तरवार म्यानामा हाल्नु भनी आज्ञा दिनुभयो।

28 दाऊदले देखे कि परमप्रभुले ओर्नानको खलामा तिनलाई उत्तर दिनुभयो। यसर्थ दाऊदले परमप्रभुको निम्ति बलि चढाए।

29 (पवित्र पाल अनि होमबलिको वेदी गिबोन शहरको उच्च स्थानमा थियो। मोशाले त्यो पवित्र पाल निर्माण गरेका थिए जब इस्राएलका मानिसहरू मरूभूमिमा थिए।

30 दाऊद परमेश्वरसित कुरा-कानी गर्न पवित्र पालमा जान सकेनन् किनभने तिनी भयभीत थिए। दाऊद परमप्रभुका स्वर्गदूत अनि तिनको तरवारसित भयभीत थिए।)

22

1 दाऊदले भने, “परमप्रभु परमेश्वरको मन्दिर अनि इस्राएलका मानिसहरूका निम्ति भेटीहरू जलाउने बेदी यहाँ निर्माण गरिने छ।”

दाऊदले मन्दिर निर्माणको निम्ति योजना बनाउछन्

2 दाऊदले इस्राएलमा बस्ने सबै विदेशीहरूलाई एकसाथ भेला हुने आदेश दिए। दाऊदले विदेशीहरूबाट ढुङ्गा काट्नेहरू मानिसहरू छाने। तिनीहरूको काम परमेश्वरको मन्दिर बनाउनका निम्ति ढुङ्गा काटेर तयार गर्ने थियो।

3 दाऊदले फाटकको ढोकाहरूका निम्ति काँटी अनि कब्जाहरू बनाउन फलाम ल्याए। दाऊदले जोग्रु पनि नसकिने मात्रामा प्रचुर काँसा ल्याए।

4 अनि दाऊदले गिन्ती गर्न नसकिने हिसाबमा देवदारूका मूढाहरू ल्याए। सीदोन अनि सोर शहरका मानिसहरूले पनि दाऊद कहाँ धेरै देवदारूका मूढाहरू ल्याए।

5 दाऊदले भने, “हाम्रा परमप्रभुको निम्ति हामीले अत्यन्त विशाल मन्दिर बनाउनु पर्छ। तर मेरो छोरा सुलेमान सानै छ यसर्थ त्यसले ती कुराहरू सिकेको छैन जो त्यसले जान्नु पर्छ। परमप्रभुको मन्दिर अत्यन्त विशाल हुनु पर्छ। यो यसको विशाल अनि सुन्दरताको निम्ति सबै राष्ट्रहरूमा प्रसिद्ध अनि उच्चवल हुनुपर्छ। त्यसै कारण म परमप्रभुको मन्दिर निर्माण गर्नको लागि योजनाहरू बनाउने छु।” यसकारण उनको मृत्यु अघि दाऊदले मन्दिर निर्माणको निम्ति धेरै योजनाहरू बनाए र सामग्रीहरू दिए।

6 त्यस पछि दाऊदले आफ्ना छोरा सुलेमानलाई बोलाए उनलाई इस्राएलका परमप्रभु परमेश्वरको निम्ति मन्दिर बनाउनु भने।

7 दाऊदले सुलेमानलाई भने, “मेरो छोरो, परमप्रभु मेरा परमेश्वरको निम्ति म एउटा मन्दिर बनाउन चाहन्थे।

8 तर परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तैले धेरै युद्धहरू लडेको छस् र धेरै मानिसहरू मारेको छस्। यसर्थ मेरो नाउँको निम्ति तैले मन्दिर बनाउन सक्नेनस्।

9 तर तिमी छोराहरू मध्ये एकजना जो शान्ति प्रिय व्यक्ति हो। म शान्तिको समय प्रदान गर्नेछु। त्यसका वरिपरिका शत्रुहरूले त्यसलाई आक्रमण गर्ने छैनन्। त्यसको नाउँ सुलेमान हो। म इस्राएललाई उ राजा भएको समयमा शान्ति र आरम प्रदान गर्नेछु।

10 सुलेमान एउटा हो जसले मेरो निम्ति अवश्यै मन्दिर बनाउनेछ। सुलेमान मेरो छोरा हुनेछ अनि म उसको पिता हुनेछु। अनि म उसको राजवंशलाई शक्तिशाली तुल्याउने छु र उसको सन्तानहरूले इस्राएलमा सदासर्वदा शासन गर्ने छ।”

11 दाऊदले यो पनि भने अब छोरा, “परमप्रभु तेरो साथ रहन्! तँ सफल बन् अनि तैले मन्दिर बनाउने छस् भनी परमप्रभुले भन्नु भए जस्तै परमप्रभु तेरो परमेश्वरको निम्ति मन्दिर निर्माण गर।

12 जसरी पनि परमप्रभुले तपाईंलाई ज्ञान र बुद्धि दिउन्। ताकि जब उहाँले तँलाई इस्राएल माथि अधिकार दिनु हुन्छ, तैले होसियारी साथ परमप्रभु तेरो परमेश्वरको आज्ञा पालन गर्ने छस्।

13 यदि तैले होसियारी साथ ती नियम अनि व्यवस्थाहरू पालन गरिस भने, परमप्रभुले मोशालाई जो दिनु भएको थियो, तैले त्यो सफलता प्राप्त गर्ने छस्। बलवान र साहसी बन। नडरा निरुत्साहित नहो।

14 “सुलेमान, मैले परमप्रभुको मन्दिर निर्माण गर्न कठिन परिश्रम गरेको छु। मैले एक लाख तोडा* सुन दिएको छु। अनि लगभग दश लाख तोडा चाँदी दिएको छु। मैले यतिबिघ्न काँसा र फलाम दिएको छु जसको तौल गर्न सकिँदैन। साथै मैले काठपात र ढुङ्गाहरू दिएकोछु। सुलेमान तैले त्यस माथि थपन सक्छस्।

15 तँसित धेरै कारीगरहरू, डकर्मीहरू अनि सिकर्मीहरू छन्। तँसित हरेक प्रकारको काम गर्न सियाल मानिसहरू छन्।

16 तिनीहरू सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सियाल छन्। तँसित अधिक निपुण कर्मीहरू छन् जसको गन्ती लिन सकिँदैन। अब काम शुरू गर। अनि परमप्रभु तेरो साथ रहन्।”

17 तब दाऊदले इस्राएलका समस्त अगुवाहरूलाई तिनका छोरा सुलेमानलाई सहायता गर्न भनी आदेश दिए।

18 दाऊदले ती अगुवाहरूलाई भने, “साच्चै नै परमप्रभु तिमीहरूका साथ हुनुहुन्छ। अनि उहाँले तिमीहरूलाई राजनीतिक शान्ति दिनुभएको छ। किनभने उहाँले यस भूमि निवासीहरूलाई परास्ता गर्न मलाई सहायता गर्नु भएकोछ अब परमप्रभु र उहाँका मानिसहरूले यस भूमिमाथि अधिकार गर्नेछन्।

19 अब तिमीहरूको तन मन अनि धन परमप्रभु तिम्रा परमेश्वर प्रति लगाऊ, अनि उहाँले भन्नु भएका कामहरू गर। परमप्रभु परमेश्वरको पवित्र स्थान र परमप्रभुको निम्ति मन्दिर निर्माण गर। त्यस पछि करारको सन्दूक अनि अन्य सबै पवित्र बस्तुहरू मन्दिरमा ल्याओ।”

23

लेवीहरूका निम्ति मन्दिरमा सेवाकार्यका योजनाहरू

1 दाऊद युद्ध भए, यसर्थ तिनले आफ्ना छोरा सुलेमानलाई इस्राएलका नयाँ राजा बनाए।

2 दाऊदले इस्राएलका समस्त अगुवा पूजाहारीहरू अनि लेवीहरूलाई पनि भेला गरे।

3 दाऊदले तीस बँध अनि त्यस भन्दा अधिक उमेर भएका लेवीहरूको गिन्ती लिए। जम्मा 38,000 लेवीहरू थिए।

4 दाऊदले भने, “24,000 लेवीहरूले परमप्रभुको मन्दिर निर्माण कार्यको हेरचाह गर्नेछन्। 6,000 लेवीहरू सुरक्षा कर्मी अनि न्यायकर्ताहरू हुनेछन्।

5 चारहजार लेवीहरू द्वार-पालक हुनेछन् अनि 4,000 विशेष वाध्य-यन्त्र लेवीहरू बनाएको छु। ती यन्त्रहरू तिनीहरूले परमप्रभुको स्तुतिको निम्ति प्रयोग गर्नेछन्।”

6 दाऊदले लेवीहरूलाई तीन समूहमा विभाजन गरे। ती लेवीका तीन जना छोराहरू गेशोन, कहात र मरारीका परिवार समूहहरू थिए।

गेशोनका परिवार समूह

7 गेशोनको परिवार समूहबाट लदान र शिमी थिए।

* 22:14: एक लाख तोडा अर्थात् “कर्तीब 3,750 टना। † 22:14: दश लाख तोडा अर्थात् “कर्तीब 37,500 टना।”

- 8 लादानका तीन जना छोराहरू थिए। तिनका सबै भन्दा जेठा छोरा यहीएल थिए। तिनका अन्य छोराहरू जेताम अनि योएल थिए।
- 9 शिमीका छोराहरू शलोमोत, हजीएल अनि हारान थिए। यी तीन छोराहरू लादानको परिवारका अगुवाहरू थिए।
- 10 शिमीका चार जना छोराहरू यहत, जीजा, येऊश अनि बरीआ थिए।
- 11 यहत सबै भन्दा जेठा छोरा थिए अनि जीजा महिला छोरा येऊश अनि बरीआलाई एकै परिवारको रूपमा गन्ती गरिन्थ्यो।

कहातका परिवार समूह

- 12 कहातका चार जना छोराहरू अग्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।
- 13 अग्रामका छोराहरू हास्न अनि मोशा थिए। हास्नलाई अति विशिष्ट हुनको निम्ति चुनिएको थियो। हास्न अनि तिनका सन्तानहरूलाई सदासर्वदा विशिष्ट हुनको निम्ति चुनिएको थियो। तिनीहरू परमप्रभुको सेवाको निम्ति सबै पवित्र सामग्रीहरू तयार गर्नलाई चुनिएका थिए। हास्न अनि तिनका सन्तानहरू परमप्रभुको समक्ष धूप बाल्नुको निम्ति चुनिएका थिए। तिनीहरू परमप्रभुको सेवाका निम्ति पूजाहारीहरूको रूपमा चुनिएका थिए। तिनीहरूलाई परमप्रभुको पवित्र नाउँमा मानिसहरूलाई आशीर्वाद दिन सदाका निम्ति चुनिएको थियो।
- 14 जहाँ सम्म परमप्रभुका जन मोशा सम्बन्धित उसका छोराहरू लेवी कुल समूहमा गाभिए।
- 15 मोशाका छोराहरू गेशोम अनि एलीएजर थिए।
- 16 गेशोमका सबै भन्दा जेठा छोरा। शबूएल थिए।
- 17 एलीएजेरका सबै भन्दा जेठा छोरा रहब्याह थिए। एलीएजेरका अन्य छोराहरू थिएपन्। तर रहब्याहका धेरै छोराहरू थिए।
- 18 यिसहारका सबै भन्दा जेठा छोरा शलोमीत थिए।
- 19 हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह, माहिला छोरा अमर्याह थिए। यहजीएल साहिला छोरा थिए अनि यम्माम कान्छा छोरा थिए।
- 20 उज्जीएलका सबै भन्दा जेठा छोरा मीका अनि यिथियाह कान्छा छोरा थिए।

मरारीका परिवार समूह

- 21 मरारीका छोराहरू महली र मूशी थिए। महलीका छोराहरू एलाजार अनि कीश थिए।
- 22 एलाजारको छोराहरू नभई मृत्यु भयो। तिनका छोरीहरू मात्र थिए। एलाजारका छोरीहरूले आफन्तहरूसित विवाह गरे। तिनीहरूका आफन्तहरू कीशका छोराहरू थिए।
- 23 मूशीका छोराहरू महली, एदेर र यरीमोत गरी। जम्मा तीन जना छोराहरू थिए।

लेवीका कार्यहरू

- 24 यी लेवीका सन्तानहरू थिए। सूचीमा तिनीहरूको नाउँ आफ्ना परिवार-परिवार अनुसार थियो। ती परिवारका प्रधानहरू थिए। प्रत्येक व्यक्तिको नाउँ सूचीमा लेखिएको थियो। सूचीमा लेखिएका व्यक्तिहरू बीस वर्ष वा त्यस भन्दा माथिका थिए। तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गर्थे।
- 25 दाऊदले भनेका थिए, “परमप्रभु झ्झाएलका परमेश्वरले उहाँका मानिसहरूलाई शान्ति दिनुभएको छ। परमप्रभु सदा सर्वदा रहनको निम्ति यस्शलेमामा आउनुभएको छ।
- 26 यसर्थ लेवीहरूले पवित्र पाल वा सेवामा प्रयोगगरीने कुनै पनि सामग्री बोक्नु पर्नेछैन।”
- 27 झ्झाएलका मानिसहरूका निम्ति दाऊदका अन्तिम निर्देशन लेवी कुल समूहका सन्तानहरूको गन्ती गर्नु पर्ने थियो। तिनीहरूले ती लेवी मानिसहरूको गन्ती लिए जो बीस अनि त्यस भन्दा बढ्दा उमेरका थिए।
- 28 लेवीहरूको काम हास्नका सन्तानहरूलाई परमप्रभुको मन्दिरको सेवाकार्यमा सहायता गर्नुथियो। लेवीहरूले मन्दिरको आँगन अनि मन्दिरका छेउका कोठाहरूको पनि हेरचाह गर्थे। तिनीहरूको काम सबै पवित्र चीज बीजहरूलाई शुद्ध गर्नु अनि परमेश्वरको मन्दिरमा सेवागर्ने काम थियो।
- 29 मन्दिरको टेबिलमा विशेष रोटी राख्ने तिनीहरू जिम्मा थियो। तिनीहरू पीठो, अन्नबलि र अखमिरी रोटी पोलेका अनि मिश्रित भेटीहरूको पनि जिम्मामा थिए। तिनीहरूले सबै कुराको नाप-तौल गर्थे।
- 30 लेवीहरू हेरेक बिहान उभिनथे अनि परमप्रभु प्रति धन्यवाद चढाउँथे र स्तुति गर्थे। तिनीहरूले यो पनि हेरेक साँझ गर्थे।
- 31 शाबाथ अनि अरू चाडका दिनहरूमा अनि औसी उरसवामा तिनीहरूले होमबलिहरू तयार गर्थे। परमप्रभुको अधि तिनीहरू होमबलिहरू तयार गर्थे। परमप्रभुको अधि तिनीहरू हेरेक दिन सेवा गर्थे। त्यहाँ नियमहरू थिए कति जना लेवीहरूले सेवा गर्नु पर्थ्यो।
- 32 तिनीहरूले पवित्र पाल साथै पवित्र स्थानको हेरचाह गर्थे। तिनीहरूले आफ्ना पूजाहारी, हास्नका सन्तानहरूलाई सहायता गर्थे। लेवीहरूले परमप्रभुको मन्दिरका कामहरूद्वारा पूजाहारीहरूलाई सहायता गर्थे।

24

पूजाहारीहरूका समूहहरू

- 1 हास्नका छोराहरूका समूहहरू यी थिए: हास्नका छोराहरू नादाब, अबीह, एलाजार अनि ईतामार थिए।
- 2 तर नादाब र अबीह आफ्ना पिताको मृत्यु हुन भन्दा अघिने मरे। अनि नादाब र अबीहका छोराहरू थिएपन्। यसर्थ एलाजार अनि ईतामारले पूजाहारीको रूपमा काम गरे।
- 3 दाऊदले एलाजार र ईतामारका परिवार समूहलाई दुइ भिन्न समूहहरूमा विभाजन गरे। दाऊदले यसो गरे की समूहहरूले तिनीहरूलाई गर्न दिइएका कार्यहरू गर्न सक्नु। दाऊदले सादोक र अहीमेलेकको सहायताद्वारा यसो गरे। सादोक एलाजारका सन्तान थिए। तर अहीमेलेक ईतामारका सन्तान थिए।
- 4 एलाजारका परिवारमा ईतामारका परिवारमा भन्दा धेरै मुखियाहरू थिए। एलाजारका परिवारमा सोहजना मुखियाहरू थिए अनि ईतामारका परिवारमा आठजना मुखियाहरू थिए।
- 5 मानिसहरू हेरेक परिवारमा चुनिएका थिए। तिनीलाई चिन्दाहारा चुनिएको थियो। केही मानिसहरूलाई पवित्र स्थानको जिम्मालिनको निम्ति चुनिएको थियो। अनि अन्य मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नको निम्ति चुनिएको थियो। यी सबै मानिसहरू एलाजार अनि ईतामारका परिवारहरूबाट थिए।
- 6 शमायाह मुखिया थिए। तिनी नतनेलका छोरा थिए। शमायाह लेवी कुल समूहबाट थिए। शमायाहले ती सन्तानहरूका नाउँ लेखेका थिए। तिनीले ती नाउँहरू राजा दाऊद अनि यी मुखियाहरूका सामुन्ने लेखेका थिए: पूजाहारी सादोक, अहीमेलेक अनि पूजाहारीहरू र लेवीहरूका परिवार-परिवारका मुखियाहरू। अहीमेलेक अबियाथारका छोरा थिए। हेरेक पल्ट चिन्ना लगाउँथे अनि एक व्यक्ति छानिन्थ्यो, र शमायाहले त्यस व्यक्तिको नाउँ लेखे। यसरी तिनीहरूले एलाजार अनि ईतामारको परिवारका मानिसहरू बीच काम विभाजन गरिदिएको थियो।

7 पहिलो यहोयारीबको दल थियो।

- दोस्रो दल यदायाहको थियो।
 8 तेस्रो हारीमको दल थियो।
 चौथो दल सोरीमको थियो।
 9 पाँचौं मल्कियाहको दल थियो।
 छैटौं दल मियामीनको थियो।
 10 सातौं हक्कोसको दल थियो।
 आठौं दल अबियाको थियो।
 11 नवौं येश्अको दल थियो।
 दशौं दल शकन्याहको थियो।
 12 एघारौं एल्यासीबको दल थियो।
 बाह्रौं दल याकीमको थियो।
 13 तेह्रौं हुप्पाको दल थियो।
 चौधौं दल येशेबाबको थियो।
 14 पन्ध्रौं बिल्गाको दल थियो।
 सोह्रौं दल इम्मेरको थियो।
 15 सत्रौं हेजीरको दल थियो।
 अठारौं दल हप्पिसको थियो।
 16 उन्नाईसौं पतहियाहको दल थियो।
 बीसौं दल यहजेकलको थियो।
 17 एक्काईसौं याकीनको दल थियो।
 बाईसौं दल गमुरालको थियो।
 18 तेईसौं दलायाहको दल थियो।
 चौबीसौं दल माज्याहको थियो।
 19 यी परमप्रभुको मन्दिरमा सेवा गर्नका निम्ति छानिएका दलहरू थिए। तिनीहरूले मन्दिरमा सेवा गर्नका निम्ति हास्नका विधि-विधानहरू पालन गरे। परमप्रभु इम्राएलका परमेश्वरले ती विधानहरू हास्नलाई दिनु भएको थियो।
 20 बाँकी रहेका लेवीका सन्तानहरूका नाउँ यी हुन्:

अग्रामका सन्तानबाट श्बाएल

श्बाएलका सन्तानबाट येहदयाह।

21 रहब्याहका सन्तानबाट: यिशियाह यिशियाह सबै भन्दा जेठो छोरो थिए।

22 यिसहार वंशबाट: शलोमोत।

शलोमोतका वंशबाट: यहत।

23 हेब्रोनाका सबै भन्दा जेठो छोरा यरियाह थिए।

अमर्याह हेब्रोनाका माहिला छोरा थिए।

यहजीएल तिनका साँहिला छोरा

अनि यक्माम कान्छा छोरा थिए।

24 उज्जीएलका छोरा मीका थिए।

मीकाका छोरा शमीर थिए।

25 यिश्याह मीकाका भाइ थिए।

यिश्याहका छोरा जकर्याह थिए।

26 मरारीक सन्तानहरू महली, मूशी र तिनका छोरा यजियाह थिए।

27 मरारीका छोराहरू यजियाबाट: बनो, शोहम जक्कूर र इब्री नाउका थिए।

28 महलीका छोरा एलाजार थिए। तर एलाजारका छोराहरू थिएनन्।

29 कीशका कीशबाट छोरा यरहमेल थिए।

30 मूशीका छोराहरू महली, एदेर अनि यरीमोत थिए।

ती लेवी परिवारहरूका मुखियाहरू हुन्। तिनीहरूको नाउँ आ-आफना परिवारहरूका सूचीमा लेखिएको छ।

31 तिनीहरू विशेष कार्य गर्नका निम्ति चुनिएका थिए। तिनीहरूले पनि आफ्ना पूजाहारीहरूले जै विद्याहलथे। पूजाहारीहरू हास्नका सन्तान थिए। तिनीहरूले राजा दाऊद, सादोक, अहीमेलोक अनि पूजाहारीहरू अगुवाहरू अनि लेवीहरू समक्ष चिन्ता हाले। जब तिनीहरूलाई कार्य गर्नको निम्ति चुने तर दूला र साना परिवारहरूलाई एकै प्रकारको व्यवहार गरे।

25

संगीतकारहरू

1 दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि ड्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छ:

2 आसापका परिवारबाट: जक्कूर, योसेफ, नतन्याह अनि अशरेला। राजा दाऊदले आसापलाई अगमवाणी गर्नका निम्ति चुने अनि आसापले आफ्ना छोराहरूको अगुवाइ गरे।

3 यदतूनका परिवारबाट: गदल्याह, सरी, यशयाह, शिमी, हशबियाह र मन्तित्याह। ती छ: जना थिए। यदतूनले आफ्ना छोराहरूको अगुवाइ गरे। यदतूनले अगमवाणी गर्नका निम्ति परमप्रभुलाई धन्यवाद दिन र उहाँको स्तुति गर्नका निम्ति वीणाको प्रयोगगरे।

4 हेमानका छोराहरू जसले सेवा गरे ती बुक्कियाह, मतन्याह, उज्जीएल, शबूल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिइलती, रोममती-एजेर, योशबाकाशा, मल्लोती, होतीर अनि महजीओत थिए।
5 यी सबै मानिसहरू हेमानका छोराहरू थिए। हेमान दाऊदका दशीं थिए। परमेश्वरले हेमानलाई शक्तिशाली बनाउने वचन दिनु भएको थियो। यसर्थ हेमानका धेरै छोराहरू भए। परमेश्वरले हेमानलाई चौध छोरा अनि तीन जना छोरीहरू दिनु भयो।

6 हेमानले परमप्रभुको मन्दिरमा गाउन आफ्ना छोराहरूको अगुवाइ गरे। ती छोराहरूले ड्याली, वीणा अनि साराङ्गीहरू प्रयोग गरे। राजाको आज्ञा अनुसार आसपास यदूत अनि हेमानले परमेश्वरको मन्दिरमा सेवा गर्ने त्यों तिनीहरूको यही तरिका थियो।

7 ती मानिसहरू अनि लेवीका कुल समूहका तिनीहरूका आफन्तहरूलाई परमप्रभुको महिमा गाउनमा तालिम दिइएको थियो। त्यहाँ 288 जना मानिसहरू थिए।

8 हरेक व्यक्तिले गर्नु पर्ने विभिन्न किसिमका कामहरू छान्न तिनीहरूले चिन्ना लगाए। हरेक व्यक्तिलाई समान व्यवहार गरिन्थ्यो। जवान अनि बूढा मानिसहरू प्रति एकसमान व्यवहार गरिन्थ्यो। अनि गुरूलाई शिष्यलाई जस्तै समान व्यवहार गरिन्थ्यो।

9 पहिलो-आसपासका छोराहरू (योसेफ)

अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए। दोस्रो-गदल्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

10 तेस्रो-जबकूरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

11 चौथो-यिष्ठीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

12 पाँचौं-नतन्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

13 छैटौं-बुक्कियाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

14 सातौं-यसरेलाका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

15 आठौं-यशयाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

16 नवौं-मतन्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

17 दशौं-शिमीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

18 एघारौं-अञ्जेलका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

19 बाह्रौं-हशबियाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

20 तेह्रौं-शबूलका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

21 चौधौं-मतन्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

22 पन्ध्रौं-येमोतका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

23 सोह्रौं-हनन्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

24 सत्रौं-योशबाकाशाका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

25 एघारौं-हनानीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

26 उन्नाईसौं मल्लोतीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

27 बीसौं-एलियाताका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

28 एकदाईसौं-होतीरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

29 बाईसौं-गिइलतीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

30 तेईसौं-महजीओतका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

31 चौबीसौं-रोममती, एजेरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिकरू चुनिएका थिए।

26

वार पालकहरूको समूह

1 कोरहका परिवारबाट द्वारपालकहरू यी हुन:

मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरका छोरा थिए। तिनी आसपासका परिवार समूहका थिए।

2 मेशेलेम्याहका छोराहरू थिए: जकर्याह सबै भन्दा जेठा छोरा थिए। यदीएल माहिला छोरा थिए। जबदियाह सँहिला छोरा थिए। यद्रीएल काँहिला छोरा थिए।

3 एलाम अन्तरे छोरा थिए। यहोहानान जन्तरे छोरा थिए अनि एल्यहोने कान्छा छोरा थिए।

4 ओबेद-एदोम अनि तिनका छोराहरू: ओबेद-एदोमका सबै भन्दा जेठा छोरा शमायाह थिए। यहोजाबाद तिनका माहिला छोरा थिए। योआह तिनका साहिला छोरा थिए। साकार तिनका काहिला छोरा थिए। नतनेल तिनका अन्तरे छोरा थिए।

5 अम्मीएल तिनका जन्तरे छोरा थिए। थिस्रकारक तिनका खन्तरे छोरा थिए अनि पुल्लते तिनका कान्छा छोरा थिए। परमेश्वरले साँच्चै नै ओबेद एदोमलाई बरदान दिनु भएको थियो।

6 ओबेद-एदोमका छोरा शमायाह थिए; शमायाहका पनि छोराहरू थिए। शमायाका छोराहरू तिनहरूका पिताका परिवारका अगुवाहरू थिए किनभने तिनीहरू योग्य मानिसहरू थिए।

7 शमायाहका छोराहरू ओद्री, रफाएल, ओबेद, एल्जाबाद, एलीह, अनि समकियाह थिए। एल्जाबादका आफन्तहरू सामर्थ्यवान मानिसहरू थिए।

8 यी सबै मानिसहरू ओबेद-एदोमका सन्तानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका छोराहरू र आफन्तहरू शक्तिशाली मानिसहरू थिए। तिनीहरू असल रक्षकहरू थिए। ओबेद एदोमका 62 जना छोराहरू थिए।

9 मेशेलेम्याहका छोराहरू अनि आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिकरू थिए। जम्मा 18 जना छोराहरू अनि आफन्तहरू थिए।

10 यी मरारीका परिवारका द्वारपालकहरू थिए। त्यसमा होसा एक थिए। शिम्री जेठो छोरो अगुवा थिए। यद्यपि शिम्री पहिला जन्मेको छोरा थिएन, उसलाई उसको पिताले अगुवा चुने।

11 हिल्कियाह तिनका माहिला छोरा थिए। तबलियाह तिनका साहिला छोरा थिए, अनि जकर्याह तिनका कान्छा छोरा थिए। होसाका जम्मा 13 छोरा र आफन्तहरू थिए।

12 यी द्वारपालकहरूका समूहहरूमा प्रधानहरू थिए। द्वारपालकहरूले परमप्रभुको मन्दिरमा सेवा गर्ने विशेष तरिका थियो जस्तो तिनीहरूका आफन्तहरूले गर्थे।

13 हेरेक परिवारलाई एउटा द्वारको रक्षा गर्न दिइएको थियो। एउटा परिवारको निम्ति द्वार छान्न चिष्टा लगाएको थियो। जवान र बूढहरू प्रति समान व्यवहार गरिन्थ्यो।

14 मेशेलेम्याह पूर्व द्वारको रक्षाका निम्ति चुनिएका थिए। त्यसपछि मेशेलेम्याहका छोरा जकर्याहका निम्ति चिष्टा लगाए। जकरिया एक बृद्धिमान सल्लाहाकर थिए। जकरिया उत्तर द्वारका निम्ति चुनिए।

15 ओबेद-एदोम दक्षिण द्वारका निम्ति चुनिए अनि ओबेद-एदोमका छोराहरू त्यस मन्दिरको रक्षाका निम्ति चुनिए जहाँ मूल्यवान चीज-बीजहरू राखिएका थिए।

16 शुपीम अनि होसा पश्चिमद्वार र माथिल्लो सडकको शल्लेकेत द्वारका निम्ति चुनिए।

रक्षकहरू एक-अर्काको छेउ छेउमा उभिनथे।

17 छः जना लेवीहरू हेरेक दिन रक्षामा पूर्व द्वार तिर उभिनथे। चार जना लेवीहरू हेरेकदिन रक्षामा उत्तर द्वारतिर उभिनथे। चारजना लेवीहरू रक्षामा दक्षिण द्वार तिर उभिनथे अनि दुइजना लेवीहरूले त्यस मन्दिरको रक्षा गर्थे जहाँ मूल्यवान वस्तुहरू राखिएको थियो।

18 जति सक्दो पश्चिमी (कचहरीको बाटोमा) चार जना रक्षकहरू थिए अनि दुइजना रक्षकहरू कचहरीमा नै बस्थे।

19 यी, द्वारपालकहरूका समूहहरू थिए। ती द्वारपालकहरू कोरह अनि मरागीका परिवारहरूबाट थिए।

भण्डारे र अधिकारीहरू

20 अहियाह लेवी कुल समूहबाट थिए। अहियाहले परमेश्वरको मन्दिरका बहुमूल्य वस्तुहरूको हेर चाहको जिम्मा लिएका थिए। जहाँ पवित्र वस्तुहरू राखिएका थिए।

21 लादान गेशेन परिवारका थिए। यहीएली लादान परिवार समूहका मुखियाहरू मध्ये एक थिए।

22 यहीएलीका छोराहरू जेताम अनि जेतामको भाइ योएल थिए। तिनीहरूले परमप्रभुको मन्दिरका मूल्यवान वस्तुहरूको जिम्मा लिएका थिए।

23 अन्य मुखियाहरू अग्राम, यिसहार, हेब्रोन अनि उज्जीएल कुल समूहका थिए।

24 श्वाएल परमप्रभुको मन्दिरका मूल्यवान वस्तुहरूको जिम्मेवार प्रधान थिए। श्वाएल गेशोमका छोरा थिए। गेशोम मोशाका छोरा थिए।

25 यी श्वाएलका आफन्तहरू थिए: एलाजारबाट तिनका आफन्तहरू: रहब्याह-एलीजरका छोरा, यशयिया-रहब्याहका छोरा, योराम-यशयियाका छोरा, जिक्नी-योरामका छोरा अनि शलोमीत-जिक्नीका छोरा।

26 यी शलोमीत र तिनका आफन्तहरू दाऊदले संग्रह गरेका वस्तुहरूको जिम्मामावाल थिए।

सेनाका अधिकारीहरूले पनि चीज बीजहरू मन्दिरका निम्ति दिए।

27 तिनीहरूले यदुमा लिएका कतिपय वस्तुहरू दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको मन्दिरको संचालनको लागि निर्देशन दिए।

28 शलोमीत र तिनका आफन्तहरूले दर्शी शमएल कीशका छोरा शाऊल, नेरका छोरा अबनेर अनि ससूयाहका छोरा योआबले दिएका पवित्र वस्तुहरूको पनि हेरचाह गरे। शलोमीत अनि तिनका आफन्तहरूले सबै पवित्र वस्तुहरूको हेरचाह गरे जुन मानिसहरूले परमप्रभुलाई दिएका थिए।

29 केनन्याह यिसहारका परिवारका थिए। केनन्याह अनि तिनका छोराहरू मन्दिर बाहिर काम गर्दथे। तिनीहरूले इस्राएलका विभिन्न भागमाहरूमा प्रबन्धक अधिकारी र न्यायकर्ताहरूका रूपमा काम गर्दथे।

30 हशब्याह हेब्रोन परिवारका थिए। हशब्याह अनि तिनका आफन्तहरूले परमप्रभुका सबै कार्य गर्दथे अनि इयाएलको यर्दन नदीको पश्चिम तिर राजाको काम-काजको जिम्मावाला पनि थिए। हशब्याहका समूहमा 1,700 जना योग्य मानिसहरू थिए।

31 हेब्रोन परिवारको वंशवलीले यो देखाउँछ कि यरियाह तिनीहरूका अर्गा थिए। दाऊद राजाको चालीसौं वर्षको शासन कालमा उसले उसको अधिकारीहरूलाई बलवान अनि कुशल मानिसहरूको परिवारिक वंशवली खोज्ने आज्ञा गरे केही योग्य मानिसहरू हेब्रोनीहरूले बीचमा यारजे र गिलादमा पाए।

32 यरियाहका 2,700 जना आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू परिवारहरूका मुखियाहरू थिए। राजा दाऊदले ती 2,700 जना आफन्तहरूलाई स्वेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूलाई परमप्रभुको कार्य अनि राजाको काम-काजको हेर चाह गर्नमा अर्गवाइ गर्न जिम्मा दिए।

27

सैन्य समूहहरू

1 यी इस्राएलीहरूको सूची हो जसले सेनामा राजाको सेवा गर्थे। प्रत्येक समूहले प्रत्येक वर्ष एक महीना काम गर्दथे। त्यहाँ परिवारका अर्गवाइहरू हजार जना सेनाध्यक्षहरू, सहायक सेनाध्यक्षहरू, अधिकारीहरू, जसले राजाको सेवा गर्थे। प्रत्येक सैन्य समूहमा 24,000 मानिसहरू थिए।

2 याशोबाम पहिलो समूहको पहिलो महीनाको जिम्मामावाल थिए। याशोबाम जब्दीएलका छोरा थिए। याशोबामको समूहमा 24,000 व्यक्तिहरू थिए।

3 याशोबाम पेरसका सन्तानहरूमा एक अर्गवाजन थिए। याशोबाम पहिलो महीनाको निम्ति सबै सैन्य अधिकारीहरूका प्रमुख थिए।

4 दौदे दोषो महीनाका निम्ति सैन्य समूहका जिम्मावाला थिए। तिनी आहोहका थिए। त्यहाँ उसको समूहमा 24,000 मानिसहरू थिए। मिकलट उनका समूहका अर्गवा थिए।

5 तेस्रो सेनापति बनायाह यहोयादाका छोरा बनायाह तेस्रो महीनाका निम्ति सेनापति थिए। यहोयादा मुख्य पूजाहारी थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।

6 यिनी उही बनायाह थिए, जो तीस योदाका एक साहसी सैनिक थिए। बनायाहले ती मानिसहरूको अर्गवाइ गरे। बनायाहका छोरा अम्मीजाबाद बनायाहको समूहका जिम्मामा थिए।

7 चौथो सेनापति योआबका भाइ असाहेल थिए। असाहेल चौथो महीनाका निम्ति सेनापति थिए। पछि असाहेलका छोरा जबदियाहले सेनापतिको रूपमा तिनको स्थान लिए। असाहेलका समूहमा 24,000 मानिसहरू थिए।

- 8 पाँचौं सेनापति शम्हूत थिए। शम्हूत पाँचौं महीनाको निम्ति सेनापति थिए। शम्हूत जेरह परिवारका थिए। शम्हूतका समूहमा 24,000 व्यक्तिहरू थिए।
- 9 छैटौं सेनापति ईरा थिए। ईरा छैटौं महीनाको निम्ति सेनापति थिए। ईरा इक्केशका छोरा थिए। इक्केश तको शहरका थिए। ईराको समूहमा 24,000 मानिसहरू थिए।
- 10 सातौं सेनापति हेलेस थिए। हेलेस सातौं महीनाका निम्ति सेनापति थिए। तिनी पालोनी मानिसहरूबाट थिए अनि एमका सन्तान थिए। हेलेसको समूहमा 24,000 मानिसहरू थिए।
- 11 आठौं सेनापति सिब्वकै थिए। सिब्वकै आठौं महीनाका निम्ति सेनापति थिए। सिब्वकै हशाहबाट थिए। सिब्वकै जेरह परिवारका थिए। सिब्वकैको समूहमा 24,000 मानिसहरू थिए।
- 12 नवौं सेनापति अबीएजेर थिए। अबीएजेर नवौं महीनाका निम्ति सेनापति थिए। अबीएजेर अनातोत शहरका थिए। अबीएजेर बिन्यामीन कुल समूहका थिए। अबीएजेरको समूहमा 24,000 मानिसहरू थिए।
- 13 दशौं सेनापति महैर थिए। महैर दशौं महीनाका निम्ति सेनापति थिए। महैर नतोपाहका थिए। तिनी जेरह परिवारका थिए। महैरको समूहमा 24,000 मानिसहरू थिए।
- 14 एघारौं सेनापति बनायाह थिए। बनायाह एघारौं महीनाका निम्ति सेनापति थिए। बनायाह पिरातोनका थिए। बनायाह एमका कुल समूहका थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।
- 15 बाह्रौं सेनापति हेल्दै थिए। हेल्दै बाह्रौं महीनाका निम्ति सेनापति थिए। हेल्दै नतोपाहका थिए। हेल्दै ओत्रीएल परिवारबाट थिए। हेल्दैको समूहमा 24,000 मानिसहरू थिए।
- कुल समूहका प्रधानहरू
- 16 इस्राएलका कुल समूहहरूका मुखियाहरू यी नै थिए:

- स्बेनका: जिक्रीका छोरा एलीएजर।
 शिमोयोनका: शप्त्याह माकाको छोरा।
 17 लेवीका: कम्एलका छोरा हशब्याह।
 हासका: सादोक।
 18 यहदाका: एलीह (एलीह दाऊदका भाइहरू मध्ये एक जना थिए) इस्सकारका:
 मीकाएलका ओम्री छोरा।
 19 जबूलनका: ओबदियाका छोरा यिशमायाह।
 नामालीका: यरीमोत अञ्जीएलका छोरा।
 20 एमका: अज्जयाहका छोरा होशेया।
 पश्चिम मनशेका: योएल पदायाहका छोरा।
 21 पूर्व मनशेका: जकर्याहका छोरा इद्रो।
 बिन्यामीनका: यसीएल अबनेका छोरा।
 22 दानका: यरोहामका छोरा अञ्जेल।

यी इस्राएली कुल समूहका मुखियाहरू थिए।

दाऊदले इस्राएलीहरूको गन्ती गर्छन्

23 दाऊदले इस्राएलका मानिसहरूको गन्ती गर्न निश्चय गरे। त्यहाँ अति धेरै मानिसहरू थिए किनभने परमेश्वरले इस्राएलका मानिसहरूलाई आकाशमा भएका ताराहरू जस्तै धेरै बनाउने प्रतिज्ञा गर्नु भएको थियो। यसर्थ दाऊदले ती मानिसहरूको मात्र गणना गरे जो बीस वर्ष अनि त्यस भन्दा माथिका थिए।

24 योआब, ससूयाहका छोराको मानिसहरू गन्ती गर्न शुरू गरे, तर तिनले सकेनन्। परमेश्वर इस्राएलका मानिसहरूसित क्रोधित हुनु भयो। त्यसै कारणले गर्दा राजा दाऊदको इतिहासको पुस्तकमा मानिसहरूको संख्या लेखिएन।

राजाका प्रशासकहरू

25 यो ती मानिसहरूको सूची हो जसले राजाका सम्पत्तिको जिम्मा लिएका थिए:

- अज्मावेत, अदीएलका छोरा राजा भण्डार कक्षको जिम्मा मा थिए।
 जोनाथन, उज्जियाहका छोरा सा-साना शहर, गाउँ, खेत अनि बर्जाहरूका भण्डार कक्षका जिम्मा मा थिए।
 26 एजी कलबका छोरा कृषकहरूको जिम्मा लिएका थिए।
 27 रामा शहरका शिमी दाखबारीको जिम्मा मा थिए।
 शेपेमका जब्दी दाखबारीहरूबाट आउने दाखरसको हेरचाह अनि भण्डारको जिम्मा मा थिए।
 28 गेदेरका बाल हानान पश्चिमी पहाड देशका भद्राक्ष अनि अञ्जीरको बृक्षहरूका जिम्मावाला थिए। योआश भद्राक्षको तेलको भण्डारको जिम्मावाला थिए।
 29 शारोनका शिन्ने शारोन वरिपरिका गाई वस्तुका जिम्मा मा थिए।
 अदलेका छोरा शापात बेसीमा गाई वस्तुहरूका जिम्मा मा थिए।
 30 इस्राएलले ओबील ऊँटहरूका जिम्मा मा थिए।
 मेरोनोती येहदयाह गधाहरूका जिम्मा मा थिए।
 31 हगरीका याजीज भेडा-बाख्राहरूका जिम्मा मा थिए।

यी सबै मानिसहरू प्रधान थिए, जसले राजा दाऊदका सम्पत्तिहरूका हेर चाह गर्दथे।

32 जोनाथन एक बुद्धिमान, सल्लाहकार र लेखापाल थिए। जोनाथन दाऊदका भतीजा थिए। हकमोनीका छोरा यहीएल राजाका छोराहरू को हेरचाह गर्दथे।

33 अहीतोपेल राजाका सल्लाहकार थिए। हशै राजाका मित्र थिए। हशै एकी मानिसहरूबाट थिए।

34 यहोयादा र एबीयातारले पछि राजाका सल्लाहकारको रूपमा अहीतोपेलले स्थान लिए। यहोयादा बनायहाका छोरा थिए। योअब राजाका सेनापति थिए।

28

मन्दिरको निम्ति दाऊदका योजनाहरू

1 दाऊदले इस्राएलीहरूका सबै अगुवाहरूलाई एकत्रित गरे। तिनले ती सबै अगुवाहरूलाई यस्शलेममा आउन भनि हुकूम दिए। उनले कुल समूहहरूका सबै अगुवाहरूलाई, राजाका सेवामा रहेका सैन्यका सेनापतिहरू, हजारहरूको सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षकहरू, राजा अनि तिनका छोराहरूका सम्पति अनि पशुहरूको हेरचाह गर्ने अधिकारीहरू, राजाका प्रधान अधिकारीहरू, बीरहरू अनि सबै साहसी सैनिकहरूलाई बोलाए।

2 राजा दाऊद उठे र भने, “मेरा दाज्यू-भाईहरू अनि मेरा मानिसहरू, मेरा कुरा सुन। म परमप्रभुको करारको सन्दूकको निम्ति एउटा विश्रामस्थान निर्माण गर्न अतिनै चाहन्थे, एउटा स्थान जो हाम्रो परमप्रभुको खुट्टाको पाउदान हुन सकोस् मैले मन्दिर निर्माण गर्नलाई धेरै तयारीहरू गरे।

3 तर परमप्रभुले मलाई भन्नुभयो, ‘अहँ, दाऊद, तैले मेरो नाउँमा मन्दिर बनाउनु पर्दैन। तैले त्यसो गर्नु हुँदैन किनभने तँ एक सैनिक होस्, र तैले धेरै मानिसहरूलाई मारेको छस्।’

4 “परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका बाह्र कुल समूहहरूको अगुवाइ गर्नका निम्ति यहाका कुल समूहलाई चुन्नु भयो। अनि त्यसपछि परिवार समूहबाट परमप्रभुले मेरा पिताका परिवारलाई चुन्नु भयो। र त्यो परिवारबाट परमेश्वरले मलाई सदाको निम्ति इस्राएलका राजा चुन्नुभयो। परमेश्वरले मलाई इस्राएलको राजा बनाउन चाहनु भयो।

5 परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ति सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो।

6 परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तेरो छोरा सुलेमान त्यही एउटा हो जसले मेरो निम्ति मन्दिर र त्यसका चोकहरू बनाउनेछ। किन? किनभने मैले सुलेमानलाई मेरो छोरा हुन चुनेकोछु अनि म त्यसको पिता हुनेछु।

7 सुलेमानले मेरा नियमहरू र आदेशहरू अहिले पालन गर्दै छ। यदि उसले मेरा नियमहरू पालन गरिरह्यो भने, तब म सुलेमानको राज्यलाई सदा सर्वदाका निम्ति शक्तिशाली बनाउने छु।”

8 दाऊदले भने, “यसैकारण अब सारा इस्राएलीहरू अनि परमेश्वरका समुदायको समक्ष म तिमीहरूलाई यी कुराहरू भन्दछु: परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू पालन गर्नमा सावधान बन। तब मात्र तिमीहरूले यो असल भूमि सदा-सर्वदा राख्न सक्ने छौ। अनि तिमीहरूले यसलाई तिमीहरूका सन्तानहरूलाई सदा-सर्वदाका निम्ति दिन सक्नेछौ।

9 “अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन। परमेश्वरको सेवा शुद्ध हृदयले गर। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्यागनु हुनेछ।

10 सुलेमान, तैले यो बुझ्नु पर्छ कि परमेश्वरले उहाँको पवित्र स्थान अर्थात मन्दिर निर्माण गर्नको निम्ति तँलाई चुन्नु भएको छ। शक्तिशाली बन र काम पूर्ण गर।”

11 त्यसपछि दाऊदले आफ्ना छोरा सुलेमानलाई मन्दिर निर्माण गर्ने योजनाहरू दिए। ती योजनाहरू मन्दिरको चारै तिरका दलान अनि त्यसका भण्डार कक्षहरू, माथिल्ला कोठाहरू, भित्री कोठाहरू अनि दया आसनका स्थानको निम्ति पनि थिए।

12 दाऊदले मन्दिरका सबै अंशका योजनाहरू बनाएका थिए। दाऊदले ती योजनाहरू सुलेमानलाई दिए। दाऊदले तिनलाई परमप्रभुको मन्दिर वरिपरिका आँगन अनि त्यस वरिपरिका सबै कोठाहरूका योजनाहरू दिए। दाऊदले तिनलाई मन्दिरको भण्डार कक्षहरू अनि ती भण्डार कक्षहरू-जहाँ मन्दिरमा प्रयोग गरिने पवित्र वस्तुहरू राख्थे त्यसका योजनाहरू दिए।

13 दाऊदले सुलेमानलाई पूजाहारी अनि लेवीहरूको समूह बारे भने। दाऊदले सुलेमानलाई परमप्रभुको मन्दिरको सेवाका सबै कार्यहरू अनि मन्दिरको सेवामा प्रयोग गरिने सबै चीज-बीजहरूको बारेमा भने।

14 दाऊदले सुलेमानलाई मन्दिरमा प्रयोग गरिने वस्तुहरू बनाउन कति सुन अनि चाँदी प्रयोग गर्नु पर्छ-त्यस विषयमा पनि भने।

15 सुनका दियो र सामदानहरूका निम्ति योजना बनाएका थिए, अनि चाँदीका दियो अनि सामदानहरूका निम्ति योजनाहरू थिए। दाऊदले सुलेमानलाई प्रत्येक सामदान अनि दियोका निम्ति कति सुन वा चाँदी प्रयोगगर्नु पर्छ सो भने। जहाँ भिन्दा भिन्दै सामदानहरू आवश्यक हुन्छ त्यहाँ प्रयोग गर्नुपर्ने थियो।

16 पवित्र रोटीको निम्ति प्रयोगगरिने प्रत्येक टेबलको निम्ति कति सुन प्रयोगगर्नु पर्छ सो दाऊदले भने। चाँदीका मेचका निम्ति कति चाँदी प्रयोगगर्नु पर्छ सो दाऊदले भने।

17 काँटा, छर्कने कचौरा, अनि कलशहरू बनाउन कति शुद्ध सुन प्रयोगगर्नु पर्छ दाऊदले सो पनि भने। प्रत्येक सुनका थाली बनाउन कति सुन प्रयोगगर्नु पर्छ अनि प्रत्येक चाँदीका रिकाबी बनाउन कति चाँदी प्रयोगगर्नुपर्ने सो दाऊदले भने।

18 दाऊदले भने, धूप-वेदी बनाउनुलाई शुद्ध सुन प्रयोगगर्ने विषयमा पनि भने। दाऊदले सुलेमानलाई कर्बु-बस्त्रकोलागि सुनको रथको विषयमा पनि वर्णन गरे। तिनीहरूका पखेटाहरू परमप्रभुको करारको सन्दूक माथि फैलिनु पर्छ। ती कर्बु स्वर्दातहरू सुनले बनिएका थिए।

19 दाऊदले भने, “यी सबै योजनाहरू परमप्रभुले मलाई अगुवाइ गर्नुभए अनुसार लेखिएका हुन। परमप्रभुले मलाई योजनामा भएका हरेक चीज बुझ्नमा मद्दत गर्नुभयो।”

20 दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी बन अनि यो काम पूर्ण गर। नडराऊ र निरुत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तैसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्।

21 यहाँ पूजाहारी र लेवीहरूको समूह छन् जो परमेश्वरको मन्दिरमा सबै कार्यहरू गर्नको निम्ति तयार छन्। सबै सिपालु कर्मीहरू सबै कार्यहरूमा तँलाई सहायता गर्ने तयार छन्। सबै अधिकारीहरू र सबै मानिसहरूले तपाईंको हुकूम मान्नेछन्।”

29

मन्दिर बनाउनका निम्ति भेटीहरू

1 राजा दाऊदले इस्राएलका सबै मानिसहरूलाई भने जो एकसाथ एकत्रित भएका थिए, “परमेश्वरले मेरो छोरा सुलेमानलाई मात्र चुन्यो भएको छ। सुलेमान सानै छ अनि यो काम गर्नका निम्ति चाहिने सबै कुरा त्यसले जान्दैन। तर यो काम अत्यन्त महत्त्वपूर्ण छ। यो मन्दिर मानिसहरूका निम्ति होइन, तर परमप्रभु परमेश्वरको निम्ति हो।

2 मैले परमेश्वरको मन्दिर निर्माणका निम्ति योजना बनाउन मैले मेरो पूर्ण शक्ति लगाएको छु। सुनका वस्तुहरू बनाउनुका निम्ति मैले सुन दिएको छु। चाँदीका चीज-बीजहरू बनाउनुका निम्ति मैले चाँदी दिएको छु। काँसाका सामग्रीहरू बनाउनुका निम्ति मैले काँसा दिएको छु। फलामका वस्तुहरू बनाउनुका निम्ति मैले फलाम दिएको छु। काठका सामग्रीहरू बनाउनुका निम्ति मैले काठ दिएको छु। मैले जोडने स्थानका निम्ति गोमेदक रत्न, अलंकृत ईट, सबै प्रकारका भिन्न-भिन्न रङ्गका बहुमूल्य रत्नहरू र सेतो संग मर्मरहरू पनि दिएको छु। मैले परमप्रभुको मन्दिरको निम्ति यस्ता धेरै-धेरै चीज-बीजहरू दिएको छु।

3 मैले मेरो परमप्रभुको मन्दिरको निम्ति जे दिएको बाहेक म मेरो आफ्नै ढुकुटीबाट सुन र चाँदी दिँदछु किनभने म पवित्र मन्दिर निर्माण गर्नलाई लित्त भएको छु।

4 मैले ओपेरको 3,000 तोडा शुद्ध सुन दिएको छु। मैले 7,000 तोडा शुद्ध चाँदी दिएको छु। चाँदी मन्दिरका भित्ताहरूमा लगाउनको निम्ति हो।

5 मैले सुन र चाँदीका सबै चीज बीजका निम्ति सुन र चाँदी दिएको छु। जसमा कि कुशल कर्मीहरूले मन्दिरका निम्ति सबै भिन्न-भिन्न प्रकारका चीज बीजहरू बनाउन सक्ने छन्। अब, इस्राएलका मानिसहरू, तिमीहरू कतिजना आज परमप्रभुका निम्ति स्वयंलाई अर्पण गर्न तयार छौ?”

6 परिवारहरूका अगुवाहरू, इस्राएली कुल समूहका अगुवाहरू, एकहजारका सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षहरू र अधिकारीहरू व्यस्त भएका सबै तयार थिए। अनि तिनीहरू सबैले आफ्ना मूल्यवान वस्तुहरू अर्पण गरे।

7 यी ती वस्तुहरू हुन् जो तिनीहरूले परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका थिए: 5,000 तोडा सुन, 10,000* असफी,† 10,000 तोडा चाँदी, 18,000 तोडा काँसा, अनि 1,00,000 तोडा फलाम।

8 मानिसहरू जोषित मूल्यवान रत्नहरू थिए ती परमप्रभुको मन्दिरको निम्ति अर्पण गरे। यहीएलले ती मूल्यवान रत्नहरूको हेरचाह गरे। यहीएल गेरशोन परिवारका थिए।

9 मानिसहरू अति आनन्दित थिए किनभने तिनीहरूले राजीखुसीसित दिएका थिए। अगुवाहरूले खुला हृदयले स्वतन्त्रता पूर्वक अर्पण गरेका थिए र तिनीहरू आनन्दित थिए। राजा दाऊद पनि अत्यन्तै आनन्दित थिए।

दाऊदको सुन्दर प्रार्थना

10 त्यस पछि दाऊदले सबै मानिसहरूलाई परमप्रभुको प्रशंसा गर्न भेला गराएका थिए। दाऊदले भने:

“परमप्रभु इस्राएलका परमेश्वर, हे हाम्रा पिता,
सदा सर्वदाका निम्ति तपाईंको प्रशंसा होईरहोस्।

11 महानता, शक्ति गौरव, विजय अनि सम्मान तपाईं कै हुन्।
किन? किनभने पृथ्वी अनि स्वर्गका सबै कुरा तपाईंकै हुन्।

हे परमप्रभु, राज्य तपाईंकै हो
तपाईं शिर हुनुहुन्छ, हरेक बस्तु माथि शासक हुनुहुन्छ।

12 धन अनि सम्मान तपाईं बाट नै आउँछन्।
तपाईं सबैमाथि शासन गर्नुहुन्छ।

पराक्रम अनि शक्ति तपाईंकै हातमा छन्।
अनि कसैलाई पनि महान अनि शक्तिशाली बनाउने शक्ति तपाईंकै हातमा छन्।

13 यसकारण अब हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं,
अनि हामी तपाईंको महिमित नाउँको प्रशंसा गर्छौं।

14 सबै सत्य कुराहरू चौहि म अनि मेरा मानिसहरूबाट आएका होइनन्।
यी सबै कुराहरू तपाईंबाट मात्र आएका हुन्।

हामी केवल तपाईंबाट आएका कुराहरू तपाईंलाई नै अर्पण गरिरहेका छौं।
15 किनभने हामी हाम्रा पिता-पुर्खाहरू जस्तै यो संसारमा यात्रा गर्ने परदेशी मात्र हौं।

यो पृथ्वीमा हाम्रो समय क्षणिक छन्। वितीजाने छाया जस्तो
हामी यसलाई रोक्ने आशा गर्दैनौं।

16 हे परमप्रभु हाम्रा परमेश्वर, हामीले यी सबै चिजहरू तपाईंको मन्दिर निर्माण गर्नका निम्ति जम्मा गर्यौं।
हामीले यो मन्दिर तपाईंको नाउँको सम्मान गर्नका निम्ति निर्माण गर्दछौं।

तर यी सबै वस्तुहरू तपाईंबाट आएका हुन्।
हरेक थोक तपाईंकै हुन्।

17 मेरा परमेश्वर, म जान्दछु
कि तपाईंले आफ्ना मानिसहरूको जाँज गर्नुहुन्छ

अनि तपाईंले धार्मिकता मन पराउनु हुन्छ।
म यी सबै वस्तुहरू स्वच्छ अनि ईमान्दार हृदयले तपाईं प्रति अर्पण गर्छु।

तपाईंका मानिसहरू यहाँ एकत्रित भएका म देख्छु
र तपाईंलाई यी वस्तुहरू अर्पण गर्न तिनीहरू खुशीछन्।

18 हे परमप्रभु तपाईं हाम्रा पुर्खा
अब्राहाम, इसहाक अनि इस्राएलका परमेश्वर हुनुहुन्छ।

कृपया तपाईंका मानिसहरूलाई तपाईंको काम गर्नमा सहायता गर्नुहोस्।
तिनीहरूलाई तपाईंप्रति धन्यवादी हुनमा सहायता गर्नुहोस्।

19 अनि मेरो छोरो सुलेमानलाई तपाईं प्रति सत्य रहन सहायता गर्नुहोस्।

* 29:7: 10,000 अर्थत “345 मेट्रीक टन।” † 29:7: 10,000 असफी इब्रानीमा-दारिका। (एक प्रकारको बहुमूल्य धातु।)

तपाईंको हुकुमहरू व्यवस्था अनि नियमहरूको सदा पालन गर्नामा सधैं त्यसलाई सहायता गर्नुहोस्।
सुलेमानलाई यी कुराहरू सम्पन्न गर्नमा सहायता दिनुहोस्
अनि यो किल्ला जो मैले योजना गरेकोछु, निर्माण गर्नामा त्यसलाई सहायता दिनुहोस्।”

20 तब दाऊदले भेला भएका सबै समूहका मानिसहरूलाई भने, “अब परमप्रभु तिमीहरूका परमेश्वर प्रति प्रशंसा अर्पण गर।” यसर्थ सारा समुदायले परमप्रभु आफ्ना पुर्खाहरूको परमेश्वरको प्रशंसा अनि आराधना गरे। तिनीहरूले परमप्रभु अनि राजा प्रति सम्मान जनाउन आफ्ना शिर भँड्तिर झुकाए।

सुलेमान राजा हुन्छन्

21 अर्को दिन मानिसहरूले परमप्रभु प्रति तिनीहरूको बलिहरू चढाए। तिनीहरूले होमबलि अर्पण गरे। तिनीहरूले 1,000 साँढेहरू, 1,000 भेडाहरू, 1,000 थुमाहरू अनि तिनीहरू साथमा चलने अर्ध-बली अर्पण गरे। तिनीहरूले धेरै बलिहरू इस्राएलका मानिसहरूका निम्ति अर्पण गरे।

22 त्यस दिन मानिसहरू अत्यन्त खुशी थिए किनभने तिनीहरूले त्यहाँ परमप्रभुका साथ खानपीन गरे।

अनि तिनीहरूले दाऊदका छोरा सुलेमानलाई दोस्रो पल्ट राजा बनाए। तिनीहरूले सुलेमानलाई राजाको रूपमा नियुक्त गरे साथै सादोकलाई पनि पूजाहारीको रूपमा नियुक्त गरे। तिनीहरूले यो काम त्यस स्थानमा परमप्रभुको सामुन्ने गरे।

23 तब सुलेमान राजाको रूपमा परमप्रभुको सिंहासनमा बसे। सुलेमानले आफ्ना पिताको स्थान लिए। सुलेमान खूबै सफल भए। इस्राएलका सम्पूर्ण मानिसहरूले सुलेमानको आज्ञा पालन गरे।

24 सबै अगुवाहरू, योद्धाहरू अनि दाऊदका सबै छोराहरूले पनि उसलाई राजाको रूपमा स्वीकार गरे र तिनको हुकुम पालन गरे।

25 परमप्रभुले सुलेमानलाई अत्यन्त महान तुल्याउनु भयो। इस्राएलका सबै मानिसहरू जान्दथिए कि परमप्रभुले सुलेमानलाई महान बनाउँदै हुनुहुन्छ। परमप्रभुले सुलेमानलाई राजाले पाउनुपर्ने सम्मान प्रदान गर्नुभयो। सुलेमान अघि इस्राएलका कुनै पनि राजाले यस्तो सम्मान पाएका थिएनन।

दाऊदको मृत्यु

26 यसकारण यिश्का छोरा दाऊद सम्पूर्ण इस्राएल माथि चालीस वर्षसम्म राजा थिए।

27 दाऊद हेब्रोन शहरमा सात वर्षसम्म राज्य गरे। तब उनी यरूशलेम शहरमा तेत्तीस वर्षसम्म राज्य गरे।

28 दाऊदको त्यस बेला मृत्यु भयो जब तिनी बूढ भए। दाऊदले एक असल र दीर्घ जीवन बिताएका थिए। दाऊदका अनेक सम्पत्तिहरू अनि प्रतिष्ठाहरू थिए। अनि दाऊदका छोरा सुलेमान तिनी पछि नयाँ राजा भए।

29 राजा दाऊदले शुरुदेखि अन्त सम्म जो कामहरू गरे ती दर्शी शम्एल, अगमवक्ता नातान अनि दर्शी गाद द्वारा लिखित पुस्तकहरूमा छन्।

30 ती लेखहरूले इस्राएलका राजाको रूपमा दाऊदले गरेका कामहरूको बारेमा बताउँछन्। तिनीहरूले दाऊदका पराक्रम अनि तिनी माथि घटेका घटनाहरूको बारेमा देखाउँदछ। अनि तिनीहरूले इस्राएल र यसका वरिपरिका राज्यहरूमा जे भयो त्यसको बारेमा देखाउँदछ।

इतिहासको दोस्रो पुस्तक

सुलेमान बुद्धिका निम्ति याचना गर्छन्

1 सुलेमान एक अति शक्तिशाली राजा भए किनभने परमप्रभु तिनका परमेश्वर तिनका साथ हुनुहुन्थ्यो। परमप्रभुले सुलेमानलाई अति महान बनाउनु भयो।

2-3 सुलेमानले इस्राएलका सबै मानिसहरूसित कुरा-कानी गरे। तिनले सेनाका नायकहरू, सेना अध्यक्षहरू, न्यायकर्ताहरू सम्पूर्ण इस्राएलका अगुवाहरू अनि परिवारहरूका मुखियाहरूसित कुरा-कानी गरे। तब सुलेमान अनि तिनी सित एकत्रित भएका सबै मानिसहरू गिबोनको डोंडामाथि पूजा-स्थानमा गए। त्यहाँ परमेश्वरको भेट हुने पाल थियो। परमप्रभुका दास मोशाले पाल बनाएका थिए जब तिनी इस्राएलका मानिसहरू मरुभूमिमा थिए।

4 दाऊदले परमेश्वरको करारको सन्दर्क किर्यात-यारीमदेखि बोकेर यरूशलेममा ल्याएका थिए। यसलाई राष्ट्रका निम्ति दाऊदले यरूशलेममा एक स्थान बनाएका थिए। दाऊदले परमेश्वरको करारको सन्दर्कको निम्ति यरूशलेममा एउटा पाल तैँकाएका थिए।

5 ऊरीका छोरा, हरका नाति बजलेलले कौसाको वेदी बनाएका थिए। कौसाको वेदी परमप्रभुको पालको सामुन्ने थियो। यसकारण सुलेमान अनि मानिसहरू गिबोनमा परमप्रभुलाई सल्लाह मान्न भनि गए।

6 सुलेमान भेट हुने पालमा परमप्रभुको सामुन्नेको कौसाको वेदीसम्म गए। सुलेमानले वेदीमा 1,000 होमबलि अर्पण गरे।

7 त्यस रात परमेश्वर सुलेमान कहों आउनु भयो। परमेश्वरले भन्नुभयो, “सुलेमान, मैले तँलाई के दिएको तँ चाहन्छस् मलाई भन।”

8 सुलेमानले परमेश्वरलाई भने, “तपाईं मेरा पिता दाऊद प्रति अति दयालु हुनुहुन्थ्यो। तपाईंले मलाई मेरा पिताको स्थानमा नयाँ राजा बन्नका निम्ति चुन्नु भयो।

9 अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको वचन राखि दिनुहोस्। तपाईंले मलाई एक अत्यन्त विशाल राष्ट्रका राजा चुन्नु भयो। त्यहाँ यति विघ्न मानिसहरू छन् जस्तै तिनीहरू पृथ्वीका धूलो सरी छन्।

10 अब मलाई बुद्धि र ज्ञान दिनुहोस् जसमा कि म यी मानिसहरूलाई सही ढङ्गले अगुवाई गर्न सकूँ। कुनै व्यक्तिले पनि तपाईंको सहायता बिना यी तपाईंका महान मानिसहरूमाथि शासन गर्न सक्तैन।”

11 परमेश्वरले सुलेमानलाई भन्नुभयो, “तेरो ढाँचा ठीक छ। तैले धन-सम्पत्तिका निम्ति वा सम्मानको निम्ति याचना गरिनस्। तैले तेरा शत्रुहरू मारियोस् भन्ने याचना गरिनस् अनि तैले लामो जीवनको निम्ति याचना गरिनस्। अहँ तैले ती कुराहरूका निम्ति याचना गरिनस्। तैले बुद्धि अनि ज्ञानको याचना गरिस् जसमा कि तैले मेरो मानिसहरूको निम्ति बुद्धिमानी पूर्वक निर्णय लिन सक्छस् ती मानिसहरू जो माथि शासन गर्न मैले तँलाई चुनें।

12 यसर्थ म तँलाई बुद्धि र ज्ञान दिनेछु। तर म तँलाई धन-सम्पत्ति, अधिकार अनि प्रतिष्ठा पनि दिनेछु। तेरो अघि रहेका कुनै पनि राजासित कहिले पनि यति बिघ्न सम्पत्ति अनि प्रतिष्ठा थिएन। अनि भविष्यमा पनि कुनै राजाको यति विघ्नसम्पत्ति अनि प्रतिष्ठा हुने छैन।”

13 त्यसैकारण, सुलेमान गिबोनमा आराधनाको स्थानमा गए। तब सुलेमानले भेट हुने पाल छाडे अनि यरूशलेममा इस्राएलमाथि शासन गर्न फर्किए।

सुलेमानले उसको सेना र सम्पत्ति व्यवस्था गर्छन्

14 सुलेमानले आफ्ना सेनाका निम्ति घोडा अनि रथहरू एकत्रित गर्न शुरू गरे। सुलेमानले 1,400 रथहरू अनि 12,000 घोडा सवारहरू ल्याए। सुलेमानले तिनीहरूलाई रथ-शरहरूमा राखे। सुलेमानले ती मध्ये केही यरूशलेममा पनि राखे जहाँ राज भवन थियो।

15 यरूशलेममा सुलेमानले प्रशस्त सुन अनि चाँदी एकत्रित गरे। त्यहाँ यति विघ्नसुन अनि चाँदी थियो जो ढुङ्गा सरह थियो। सुलेमानले प्रशस्त देवदारका काठ जम्मा गरे। त्यहाँ यति विघ्नदेवदार थिए, तिनीहरू पहाडी प्रदेशका नेभाराका बुक्ष सरह थिए।

16 सुलेमानले मिश्र देश अनि क्याम्बोडिया घोडाहरू ल्याए। राजाका व्यापारिहरूले घोडाहरू क्युएमा किने।

17 सुलेमानका व्यापारीहरूले मिश्र देशबाट 600 शेकेल* चाँदी दिएर एक रथ र 150 शेकेल† चाँदी तिरिरे एक घोडा किने। तब ती व्यापारीहरूले घोडा अनि रथहरू सबै हित्तीका राजाहरू र अरामका राजाहरूलाई बेचीदिए।

2

सुलेमानले मन्दिर र महल निर्माण गर्ने योजना गर्छन्

1 सुलेमानले परमप्रभुको नाउँको सम्मानका निम्ति एउटा मन्दिर निर्माण गर्ने योजना गरे। सुलेमानले आफ्नै निम्ति पनि एउटा राजमहल निर्माण गर्ने योजना गरे।

2 सुलेमानले 70,000 भारी बोक्नेहरू अनि पहाडमा ढुङ्गा काट्नका निम्ति 80,000 डकमीहरू ल्याए। सुलेमानले काम गर्नेहरूको देख-रेख गर्नलाई 3,600 मानिसहरू चुने।

3 त्यसपछि सुलेमानले हुरामलाई खबर पठाए। हुराम सोर शहरका राजा थिए। सुलेमानले भने,

“तपाईंले मेरो पिता दाऊदलाई सहायता दिनु भए भैं मलाई सहायता दिनुहोस्। तपाईंले तिनलाई देवदार बुक्षका काठ पठाउनु भएको थियो जसमा कि तिनले आफै बसका निम्ति एउटा राज भवन बनाउन सक्नु।

4 परमप्रभु मेरा परमेश्वरका नाउँको सम्मानका निम्ति म एउटा मन्दिर निर्माण गर्नेछु। मन्दिरमा हामी परमप्रभुको समक्ष धूप जलाउने छौं अनि हामी सदैव विशेष मेचमा पवित्र रोटी राख्नेछौं। हामी हरेक साँझ, बिहान हरेक शबाथको दिन, हरेक औसी अनि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मनाउन भनी आदेश दिनु भएका अन्य चाडहरूमा होमबलि अर्पण गर्ने छौं। इस्राएली मानिसहरूले सदा सर्वदा पालन गर्नु पर्ने यो एउटा नियम हो।

5 “हाम्रा परमेश्वर अन्य सबै देवताहरू भन्दा महान हुनुहुन्छ। यसर्थ उहाँको निम्ति म एक विशाल मन्दिर निर्माण गर्नेछु।

6 कुनै पनि व्यक्तिले वास्तवमा हाम्रा परमेश्वरलाई राष्ट्रका निम्ति मन्दिर निर्माण गर्न सक्तैन स्वर्गले पनि परमेश्वरलाई राष्ट्र सत्तैन। अहँ सर्वोच्च स्वर्गले पनि हाम्रा परमेश्वरलाई राष्ट्र सत्तैन। यसर्थ परमेश्वरका निम्ति म मन्दिर निर्माण गर्न सक्तैनं। म केवल उहाँलाई सम्मान जनाउनको निम्ति धूप जलाउने स्थान बनाउन सक्छु।

* 1:17: 600 शेकेल “6.9 किलोग्राम” र “15 पौण्ड।” † 1:17: 150 शेकेल “1.725 किलोग्राम।”

7 “अब तपाईंले मलाई एक व्यक्ति जो सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छ पठाइ दिनुहोस् भनी चाहन्छु। त्यस मानिसले बैजनी, रातो अनि नीलो बस्त्रको काम गर्न जानेको हुनुपर्छ। त्यस मानिसले मेरा पिताले चुन्नु भएका कारीगरहरू सित यहाँ यहदा अनि यस्शलेममा काम गर्नेछ।

8 दया गरेर मलाई लवानोनबाट देवदार, सल्ला अनि चन्दनका वृक्षका काठहरू पनि पठाइदिनु होस्। मलाई थाहा छ, तपाईंका सेवकहरू लवानोन देशका वृक्षहरू ढाल्नमा अनुभवी छन्। मेरा सेवकहरूले तपाईंका सेवकहरूसँगै काम गर्नेछन्।

9 मलाई प्रयास काठको दर्कार पर्नेछ किनभने मन्दिर म जो निर्माण गर्दैछु अत्यन्त विशाल र सुन्दर हुनेछ।

10 काठका निम्ति बृक्षहरू ढाल्ने तपाईंका सेवकहरूलाई म जे दिनेछु त्यो यो हो। म तिनीहरूलाई खानका निम्ति 20,000 मुरी * गहुँ, 20,000 मुरी जौ, 20,000 पाथी † दाखरस अनि 20,000 पाथी तेल दिने छु।”

11 तब हारामले सुलेमानलाई उत्तर दिए। हारामले सुलेमानलाई एक खबर पठाए। त्यो खबरमा भनिएका कुराहरू यी हुन्;

“सुलेमान, परमप्रभुले उहाँका मानिसहरूलाई प्रेम गर्नु हुन्छ। त्यसै कारणले उहाँले तपाईंलाई तिनीहरूको राजा चुन्नु भयो।”

12 हारामले यो पनि भने, “इसाएलका परमप्रभु परमेश्वरको स्तुति गर्नुहोस्। उहाँले स्वर्ग अनि पृथ्वीको सृजना गर्नु भयो। उहाँले राजा दाऊदलाई एक बुद्धिमान छोरा दिनु भयो। सुलेमान बुद्धिमानि अनि समझदारी हुनुहुन्छ। तपाईंले परमप्रभुको निम्ति मन्दिर निर्माण गर्नु हुँदैछ। तपाईंले आफ्नै निम्ति पनि राज-महल निर्माण गर्नु हुँदैछ।

13 म तपाईं कहाँ हाराम अब्बी नाउँ गरेको एक सिपालु कारीगर पठाउने छु।

14 त्यसकी आमा दान कुल समूहकी थिइन्। त्यसका पिता सोर शहरका थिए। हाराम अब्बी सुन, चाँदी, काँसा, फलाम, ढुँङ्गा अनि काठको काम गर्नमा सिपालु छ। हाराम अब्बीसँग बैजनी, नीलो अनि रातो बस्त्र र मूल्यवान मलमलको काम गर्नमा पनि सिपालु छ। हाराम अब्बी तपाईंले भन्नु भएका नक्कासी गर्न अनि कुनै पनि काम गर्न सक्छ। त्यसले तपाईंका कारीगरहरू अनि तपाईंका पिता राजा दाऊदका कारीगरहरू सित काम गर्नेछ।

15 “अब, महाशय, तपाईंले हामीलाई गहुँ, जौ, तेल अनि दाखरस दिने वचन दिनु भयो। ती चीजहरू मेरा सेवकहरूलाई दिनु होस्।

16 अनि हामी लवानोन देशबाट काठ काट्ने छौं। हामी तपाईंलाई चाहिएसम्म काठ काट्ने छौं। हामी मूढाहरू साथ बाँध्ने छौं। अनि तिनीहरूलाई समुद्रबाट यापो शहरतिर पठाउने छौं। त्यसपछि तपाईंले काठहरू यस्शलेममा लान सक्नु हुने छ।”

17 तब सुलेमानले इस्राएलमा बस्ने सबै विदेशीहरूको गन्ती लिए। (यो त्यस समय पछि भयो जब दाऊदले मानिसहरूको गणना गरेका थिए। दाऊद सुलेमानका पिता थिए।) तिनीहरूले देशमा 1,53,600 विदेशीहरू भेट्टाए।

18 सुलेमानले मात्सामान बोक्नका निम्ति 70,000 विदेशीहरू छाने। सुलेमानले 80,000 विदेशीहरूलाई पहाडमा ढुँङ्गा काट्नका निम्ति चुने। अनि सुलेमानले 3,600 विदेशी मानिसहरूलाई काममा लगाइ राख्का निम्ति निरीक्षक चुने।

3

सुलेमानले मन्दिर निर्माण गर्छन्

1 सुलेमानले यस्शलेमको मोरीयाह पर्वतमा परमप्रभुको मन्दिर निर्माण गर्न शुरू गरे। मोरीयाह पर्वत त्यो स्थान हो जहाँ परमप्रभु दाऊद, सुलेमानका पिता कहाँ आउनु भएको थियो। सुलेमानले त्यस स्थानमा मन्दिर निर्माण गरे जुन स्थान दाऊदले तयार पारेका थिए। यो स्थान ढिक्री भएको खलामा थियो जो यबूसी ओर्नको थियो।

2 सुलेमानले इस्राएलमाथि शासन गरेको चौथो वर्षको दोस्रो महीनामा काम शुरू गरे।

3 सुलेमानद्वारा परमेश्वरको मन्दिरको घडेरी निर्माण गर्नका निम्ति प्रयोग गरिएका नाप यी हुन्। घडेरी 60 हात लामो अनि 20 हात चौडा थियो। सुलेमानले मन्दिरको नाप गर्दा पुरानो हाते नाप चलाए।

4 मन्दिरको सामुने दलानको लम्बाइ 20 हात अनि उँचाइ 20 हात थियो। सुलेमानले दलानको भित्री भाग शुद्ध सनले मोडे।

5 सुलेमानले ठूलो कोठाका भित्ताहरूमा सल्लाका काठका तख्ताहरू लगाए। त्यस पछि तिनले सल्लाका तख्ताहरूमाथि शुद्ध सन लगाए। अनि तिनले शुद्ध सन माथि खजूरको बृक्षको चित्र अनि सिक्की लगाए।

6 सुलेमानले सुन्दरताको निम्ति मन्दिरमा बहुमूल्य रत्नहरू लगाए। सुलेमानले प्रयोग गरेको सुन पर्वमबाट ल्याएका थिए।

7 सुलेमानले मन्दिरको भित्री अंश सनले मोहोरे सुलेमानले छाना मुनिको सतरी, चौखट भित्ता अनि ढोकाहरूमा सुन लगाए। सुलेमानले भित्ताहरूमा कर्ब स्वर्ग-दूतहरू कुँदेर बनाए।

8 त्यस पछि सुलेमानले महा पवित्रस्थान बनाए। त्यो महा पवित्रस्थान 20 हात लामो अनि 20 हात चौडा थियो। त्यो मन्दिर जतिकै चौडादार थियो। सुलेमानले महा पवित्र स्थानको भित्ता सनले मोहोरे। सुनको तौल प्रायः 600 तोडा किलोग्राम थियो।

9 सुनका क्रीलाहरूको ओजण प्रायः 50 शेकेल थियो। सुलेमानले माथिल्लो कोठा सनले ढाकी दिए।

10 सुलेमानले महा पवित्रस्थानमा राख्का निम्ति दुइवटा कर्ब स्वर्गदूतहरू बनाए। कारीगरहरूले कर्ब स्वर्गदूतहरूलाई सनले मोहोरिदिए।

11 कर्ब स्वर्गदूतका प्रत्येकका पंखेटा पाँच हात लामा थिए। पंखेटाहरूको मोठ लम्बाइ बीसहात थियो। पहिलो कर्ब स्वर्गदूतको एउटा पंखेटाले कोठाको एक तिरको भित्ता छोएको थियो, अनि अर्को पंखेटाले दोस्रो कर्ब स्वर्गदूतको एउटा पंखेटा छोएको थियो।

12 अनि दोस्रो कर्ब स्वर्गदूतको अर्को पंखेटाले कोठाको अर्को तिरको भित्ता छोएको थियो अनि यसको अर्को पंखेटाले अर्को कर्ब स्वर्गदूतको पंखेटा छोएको थियो।

13 कर्ब स्वर्गदूतहरूका पंखेटाहरूले मोठ 20 हात ढाकेको थियो। कर्ब स्वर्गदूतहरू भित्र पवित्रस्थान तर्फ हेरेर उभिएका थिए।

14 सुलेमानले नीलो, बैजनी र रातो बस्त्र अनि मूल्यवान मलमल प्रयोग गरेर पर्दा बनाए। सुलेमानले पर्दामा कर्ब स्वर्गदूतहरूको चित्र बनाए।

15 सुलेमानले मन्दिरको अघि दुइवटा स्तम्भहरू खडा गरे। स्तम्भहरू 35 हात अग्ला थिए। दुइ स्तम्भका टुप्पाको अंश 5 हात लामो थियो।

16 सुलेमानले सिक्कीहरूका हार बनाए। तिनले सिक्कीहरू स्तम्भहरूका टुप्पामा लगाए। सुलेमानले 100 वटा दारीम बनाए अनि तिनीहरूलाई सिक्कीमा झुण्ड्याइ दिए।

* 2:10: 20,000 मुरी अर्थात “1,25,000 बुशेल” † 2:10: 20,000 पाथी अर्थात “1,15,000 गेल्लन”

17 त्यस पछि सुलेमानले स्तम्भहरूलाई मन्दिरको सामुने खडा गरे। एउटा स्तम्भ दाहिनेतिर खडा थियो। अर्को स्तम्भ देब्रेतिर खडा थियो। सुलेमानले दाहिनेतिरको स्तम्भको नाउँ “याक्वीन” र देब्रेतिरको स्तम्भको नाउँ “बोअज” राखे।

4

मन्दिरका निम्ति सजाउने सामानहरू

- 1 सुलेमानले वेदी बनाउनका निम्ति काँसाको प्रयोग गरे त्यो काँसाको वेदी 20 हात लामो, 20 हात चौडा अनि 10 हात अग्लो थियो।
- 2 त्यस पछि सुलेमानले गलित काँसाको प्रयोग एउटा ठूलो खड्कुँले निर्माण गर्नका निम्ति गरे। त्यो ठूलो जलाशय गोलो थियो अनि एक धारदेखि अर्को धार सम्म यसको नाप 10 हात थियो। अनि त्यसको अग्लाइको नाप 5 हात अनि 30 हात घेरा भएको थियो।
- 3 ठूलो काँसाको खड्कुँलाको बिट मुनि गोस्का आकृतिहरू अंकित थिए। ती आकृतीहरू दुइ पंक्तिमा थिए जो खड्कुँला वरिपरि 10 हात फैलिएका थिए। खड्कुँलाको आकृति बनाउँदा नै उचित स्थानमा गोस्का आकृति ढालिएका थिए।
- 4 ठूलो काँसाको खड्कुँला बाह्रवटा गोस्का ठूलो मूर्तिहरू माथि थिए। तीनवटा गोस्का उत्तर तर्फ फर्केका थिए। तीनवटा गोस्का पश्चिमतर्फ फर्केका थिए। तीनवटा गोस्का दक्षिण तर्फ फर्केका थिए। तीनवटा गोस्का पूर्व तर्फ फर्केका थिए। ठूलो काँसाको खड्कुँला यी गोस्काहरू माथि थिए। सबै गोस्काहरू तिनीहरूका पछिल्ला भाग एक अर्काका साथ अनि माझमा पारेर उभ्याइएका थिए।
- 5 ठूलो काँसाको खड्कुँला आठ सेन्टी मिटर बाक्लो थियो। ठूलो खड्कुँलाको घेरा प्यालाको घेरा जस्तै थियो। घेरा फक्रिएको लिली जस्तै देखिन्थ्यो। त्यसमा प्रायः सत्तरी हजार पाथी* अटाउँन सकिन्थ्यो।
- 6 सुलेमानले दशवटा स्रान भौँडाहरू बनाए। पाँच स्रान भौँडाहरू तिनले ठूलो काँसाको खड्कुँलाको दाहिनेतिर राखे अनि सुलेमानले पाँच स्रान भौँडा ठूलो काँसाको खड्कुँलाको देब्रेतिर राखे। यी दशवटा स्रान भौँडाहरू होमबलिका निम्ति अर्पण गरिएका सामग्रीहरू धुनका निम्ति प्रयोग गरिनु थियो। तर ठूलो काँसाको खड्कुँला बलि अर्पण गर्नुको अघि पूजाहारीहरूले नुहाउनका निम्ति प्रयोग गरिनु थियो।
- 7 सुलेमानले सुनको दशवटा सामदान बनाए। तिनले ती सामदान बनाउने योजनालाई अनुसरण गरे तिनले ती सामदानहरू मन्दिरमा राखे। पाँचवटा सामदान दाहिनेतर्फ अनि पाँचवटा सामदान देब्रेतिर थिए।
- 8 सुलेमानले दशवटा टेबलहरू बनाए अनि तिनीहरूलाई मन्दिरमा राखे। पाँचवटा टेबलहरू दाहिनेतिर अनि पाँचवटा टेबलहरू मन्दिरमा देब्रेतिर राखिए। अनि सुलेमानले 100 स्रान भौँडाहरू बनाउन सुन प्रयोग गरे।
- 9 सुलेमानले पूजाहारीहरूको आँगन, ठूलो आँगन अनि आँगनहरूका निम्ति ढोकाहरू पनि बनाए। तिनले आँगनतिर खुलिने ती ढोकाहरूलाई ढाक्न काँसाको प्रयोग गरे।
- 10 त्यसपछि तिनले ठूलो काँसाको खड्कुँलालाई मन्दिरको दाहिनेतिर दक्षिण पूर्व दिशामा राखे।
- 11 हरामले भौँडा, बेल्ला अनि कचौराहरू बनाए। त्यसपछि हरामले परमेश्वरको मन्दिरमा राजा सुलेमानका निम्ति कार्य समाप्त गरे।
- 12 हरामले दुइवटा स्तम्भहरू अनि ती दुइ स्तम्भका माथिल्ला भागका ठूला कचौराहरू बनाएका थिए। हरामले दुइ ठूला स्तम्भका टुप्पोको अंशमा भएका दुइ ठूला कचौराहरूलाई ढाक्न बुढादार जाली पनि बनाए।
- 13 हरामले दुइ बुढादार जालीका निम्ति 400 दारिम पनि बनाए। प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू थिए। ती जालीहरूले दुइ स्तम्भका टुप्पोका अंशमा भएका कचौराहरू छोपिएका थिए।
- 14 हरामले ठेला-गाडीहरू अनि आधार स्तम्भमा कचौराहरू पनि बनाए।
- 15 हरामले एउटा ठूलो काँसाका खड्कुँला अनि खड्कुँला मुन्तिर बाह्रवटा गोस्काहरू बनाए।
- 16 हरामले भौँडाहरू, बेल्लाहरू, काँटाहरू अनि सबै सामग्रीहरू परमप्रभुको निम्ति राजा सुलेमानलाई बनाइदिए। यी सामग्रीहरू कलाईवाला काँसाद्वारा बनाइएका थिए।
- 17 राजा सुलेमानले ती सामग्रीहरू पहिला माटाका साँचामा खन्याए। ती साँचाहरू सुक्कोत अनि सरेदा शहर माझ भएको यर्दन बेसीमा निर्माण गरिएका थिए।
- 18 सुलेमानले यति विघ्नयी चीज बीजहरू बनाए कि कसैलेपनि यसका निम्ति प्रयोग गरिएका काँसाको तौल लिने चेष्टा गरेनन्।
- 19 सुलेमानले परमेश्वरको मन्दिरका निम्ति चीज बीजहरू बनाए। सुलेमानले सुनको वेदी बनाए। तिनले टेबलहरू बनाए जहाँ उपस्थितको रोटी राखिन्थ्यो।
- 20 सुलेमानले सामदानहरू अनि त्यसका बत्तीहरू शुद्ध सुनको बनाए। ती बत्तीहरू तिनीहरूका निम्ति बनाएको योजना अनुसार भिन्न पवित्रस्थानको अघि जलाउनु पर्ने थियो।
- 21 सुलेमानले फूलहरू, बत्तीहरू, धुपौरा अनि चिम्टाहरू बनाउनका निम्ति शुद्ध सुनको प्रयोग गरे।
- 22 सुलेमानले छरितो पार्ने, बाटाहरू, कचौराहरू, तावा चिम्टाहरू अनि धूपदानीहरू बनाउनका निम्ति शुद्ध सुनको प्रयोग गरे। सुलेमानले मन्दिरका ढोकाहरू, महा पवित्रस्थानको भित्री ढोकाहरू अनि मुख्य विशाल कक्षका ढोकाहरू निर्माण गर्नका निम्ति शुद्ध सुनको प्रयोग गरे।

5

1 तब, परमप्रभुको मन्दिरका निम्ति सुलेमानले गरेका सम्पूर्ण कार्य पूर्ण भए। सुलेमानले सबै चीजहरू ल्याए जो तिनका पिता दाऊदले मन्दिरका निम्ति दिएका थिए। सुलेमानले सुन चाँदीका सबै चीजहरू अनि सजाउने सबै वस्तुहरू ल्याए। सुलेमानले ती सबै चीज बीजहरू परमेश्वरको मन्दिरका कोष-कक्षमा राखे।

पवित्र सन्दूक मन्दिरमा ल्याइयो

- 2 सुलेमानले इस्राएलका सबै अग्रज अनि कुल समूहका प्रधानहरूलाई यरूशलेममा एक साथ भेट गर्ने आदेश दिए। (यी मानिसहरू इस्राएलका परिवारहरूका प्रधानहरूका प्रमुखहरू थिए।) सुलेमानले यसो गरे जसमा कि लेवीहरूले परमप्रभुको करारको सन्दूक दाऊदको शहर सियोनबाट मन्दिर सम्म ल्याउन सकोस।
- 3 इस्राएलका सबै मानिसहरू झुप्रो-बासको चाडको समयमा राजा सुलेमानको समक्षमा एकसाथ भेला भए। यो उत्सव सातौं महीनामा मनाइन्थ्यो।
- 4 जब इस्राएलका सबै अग्रजहरू आइपुगे, लेवीहरूले करारको सन्दूक उठाए।

* 4:5: सत्तरी हजार पाथी अर्थात् “17,400 गेल्लिन।”

5 तब पूजाहारी अनि लेवीहरूले करारको सन्दूक बोकेर यरूशलेममा लगे। तिनीहरूले भेट हुने पाल अनि त्यसमा भएका सबै पवित्र बस्तुहरू पनि यरूशलेममा ल्याए।

6 राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले करारको सन्दूक अघि भेटे। राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले भेडा अनि गोरुहरूका बलि चढाए। भेडा अनि गोरुहरू यति विघ्नथिए कि कुनै व्यक्तिले ती गिन्ती गर्न सकेनन्।

7 त्यसपछि पूजाहारीहरूले परमप्रभुको करारको सन्दूक त्यसका निम्ति तयार पारिएका स्थानमा ल्याए। त्यो स्थान मन्दिर भित्रको महापवित्र स्थान थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूका पंखेटा मुनि राखियो।

8 करूब स्वर्गदूतहरूले तिनीहरूका पंखेटाहरू त्यस स्थान माथि फैलाएका थिए जहाँ करारको सन्दूक थियो। करूब स्वर्गदूतहरूले करारको सन्दूकलाई ढाकेका थिए र सन्दूक बोक्न प्रयोग गरिएका डन्डामाथि खडा थिए।

9 ती डन्डाहरू यति लामा थिए कि तिनीहरूको टुप्पो महा पवित्र स्थानको सामुन्नेबाट नै देख्न सकिन्थ्यो। तर कुनै व्यक्तिले पनि ती डन्डाहरूलाई मन्दिरको बाहिरबाट देख्न सकेन थियो। ती डन्डाहरू आज सम्म पनि त्यही छन्।

10 करारको सन्दूकमा दुई फ्लाकहरू बाहेक अरु केही थिएन। मोशाले ती दुई फ्लाकलाई हारेब पहाडमा करारको सन्दूकभित्र राखेका थिए। हारेब त्यो स्थान हो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसित करार गर्नु भएको थियो। इस्राएलका मानिसहरू मिश्रदेशबाट बाहिर भए पछि त्यो कुरा घटेको थियो।

11 त्यहाँ भएका सबै पूजाहारीहरूले स्वयंलाई पवित्र तुल्याउने रीति सम्पन्न गरे। तब, पूजाहारीहरू पवित्र स्थानको बाहिर आए, तिनीहरू एकै साथ उभिए, तर तिनीहरूको विशेष समूहमा होइन।

12 लेवी गायकहरू वेदीका पूर्वतर्फ उभिए। आसाप, हेमान अनि यदूनका सबै गायक समूहहरू त्यहाँ थिए। तिनीहरूका छोरा अनि आफन्तहरू पनि त्यहाँ थिए। ती लेवी गायकहरू सेतो मलमलका पोशाकमा थिए। तिनीहरू सित झ्याम्टा, वीणा र सार्ङ्गीहरू थिए। त्यहाँ 120 पूजाहारीहरू ती लेवी गायकहरू साथ थिए। ती 120 पूजाहारीहरूले तुरही बजाए।

13 मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट दूलो आवाज निकाले। तिनीहरूले

“परमप्रभुको स्तुति गर, किनभने उहाँ असल हुनुहुन्छ।

उहाँको सत्य प्रेम सदा सर्वदा रहि रहन्छ” भनी गीत गाए।

तब परमप्रभुको मन्दिर बादलले भरियो।

14 पूजाहारीहरूले सेवा कार्य चलाइ राख्न सकेनन् किनभने यो मन्दिर परमप्रभुको महिमाले बादलको रूपमा भरिएको थियो।

6

1 तब सुलेमानले भने,

“परमप्रभुले भन्नुभयो,

‘उहाँ अन्धकार मेघमा बसु हुने छ।’

2 परमप्रभु, मैले तपाईंलाई बसुका निम्ति एक मन्दिर निर्माण गरेको छु।

यो एउटा उच्च मन्दिर हो, एक स्थान जहाँ तपाईं सदा सर्वदा रहनु हुनेछ।”

सुलेमानको भाषण

3 राजा सुलेमान घुमे अनि त्यहाँ भेला भएका इस्राएलका सबै मानिसहरूलाई आशीर्वाद दिए जो जती उनको अघि उभिरहेका थिए।

4 सुलेमानले भने,

“परमप्रभु इस्राएलका परमेश्वरको स्तुति होस्। उहाँले मेरो पिता दाऊदसित बातचित गर्नुहुँदा जे प्रतिज्ञा गर्नु भएको थियो त्यो पूरा गरिदिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो त्यो यो हो:

5 ‘मैले इस्राएललाई धेरै अघि मिश्रदेशबाट बाहिर ल्याएँ। अनि अहिले सम्म मैले मेरो नाउँमा मन्दिर निर्माण गर्ने स्थानका निम्ति इस्राएलका कुनै पनि कुल समूहको शहर मैले छानेको छैन। मैले मेरा इस्राएलका मानिसहरू, मानिसहरूलाई अगुवाइ गर्ने व्यक्ति चुनेको छैन।

6 तर अहिले मेरो नाउँको निम्ति स्थानको रूपमा यरूशलेम चुनेको छु। अनि मैले मेरा इस्राएली मानिसहरूको अगुवाइका निम्ति दाऊदलाई चुनेको छु।’

7 ‘मेरा पिता दाऊदले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहेका थिए।

8 तर परमप्रभुले मेरा पितालाई भन्नुभयो, ‘दाऊद जब तैले मेरो नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहिस्, तैले उत्तम गरिस्।

9 तर तैले मन्दिर निर्माण गर्न सकेनस्। तर तेरो आफ्नो छोरांले मेरो नाउँमा मन्दिर निर्माण गर्ने छ।’

10 अहिले परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यही गर्नु भएको छ। म मेरा पिताको स्थानमा नयाँ राजा भएको छु। दाऊद मेरा पिता थिए। अहिले म इस्राएलको राजा भएको छु। यही नै परमप्रभुले प्रतिज्ञा गर्नु भएको थियो। अनि मैले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा मन्दिर बनाएको छु।

11 मैले मन्दिरमा करारको सन्दूक राखेको छु। कराको सन्दूक जहाँ छ त्यही परमप्रभुको करार राखिएको छ। परमप्रभुले यो करार इस्राएलका मानिसहरूसित सम्पन्न गरेका थिए।”

सुलेमानको प्रार्थना

12-13 सुलेमान परमप्रभुको वेदी अघि उभिए। तिनी इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिएका थिए जो एक साथ भेला भएका थिए। त्यस पछि सुलेमानले आफ्ना हात पाखुराहरू फैलाए। सुलेमानले 5 हात लामो, 5 हात चौडा अनि 3 हात उच्च काँसाको मञ्च बनाएका थिए अनि त्यसलाई बाहिरको आँगनको माझमा राखिएको थियो। तब तिनी मञ्चमा उभिए अनि इस्राएलका समस्त मानिसहरू अघि घुँडा टेके, जो त्यहाँ एकत्रित भएका थिए। सुलेमानले आफ्ना हातहरू आकाश तिर फैलाए।

14 सुलेमानले भने:

“इसाएलका परमप्रभु परमेश्वर, तपाईं जस्तो परमेश्वर स्वर्ग वा पृथ्वीमा कोही छैन। तपाईंले तपाईंको प्रेम अनि दयाको करार राख्नु हुन्छ। तपाईंले तपाईंका सेवकहरूसित गर्नु भएको करारको पालन गर्नुहुन्छ, यदि तिनीहरू सम्पूर्ण हृदयले ठीकसित बस्छन् अनि तपाईंको आज्ञा पालन गर्छन् भने।

15 तपाईंले तपाईंका सेवक दाऊदसित गर्नु भएको प्रतिज्ञा पुरा गर्नुभयो। दाऊद मेरा पिता थिए। तपाईंले तपाईंको मुखारबुन्दबाट प्रतिज्ञा गर्नुभयो। आज तपाईंले त्यो प्रतिज्ञालाई तपाईंका हातद्वारा सत्य तुल्याउनु भयो।

16 अब, परमप्रभु इसाएलका परमेश्वर तपाईंको सेवक मेरा पिता दाऊद प्रतिको तपाईंको प्रतिज्ञा राखिदिनु होस्। तपाईंले गर्नु भएको प्रतिज्ञा यही हो: तपाईंले भन्नुभयो, ‘दाऊद, तेरो परिवारबाट मेरो सामुने इसाएलको सिंहासनमा बसाउनका निम्ति एक व्यक्ति पाउनु कहिले असफल हुने छैनस। यो लगातार भइरहनेछ जबसम्म तिम्रा सन्तानहरूले मेरो आज्ञाहरू पछ्याउँछन्। तिनीहरूले मेरो नियम त्यस्तै प्रकारले पालन गर्नु पर्ने छ जसरी तैले मेरो व्यवस्था पालन गरेको छस।’

17 अब इसाएलका परमप्रभु परमेश्वर, तपाईंको प्रतिज्ञा सत्य तुल्याइ दिनुहोस्। तपाईंले यो प्रतिज्ञा तपाईंको सेवक दाऊदलाई दिनु भएको थियो।

18 ‘तर हामी जान्दछौं कि, परमेश्वर, तपाईं वास्तवमा पृथ्वीमा मानिसहरूसाथ बस्नु हुन्न। स्वर्ग अनि सर्वोच्च स्वर्गले पनि तपाईंलाई आफूमा अटाउने क्षमता राख्न सक्ने। अनि हामी जान्दछौं। कि मैले बनाएको यो मन्दिरले तपाईंलाई अटाउन सक्ने।’

19 तर दया गरेर परमप्रभु परमेश्वर मैले गरेको प्रार्थना प्रति अनि मैले दयाको याचना गरेको समयमा ध्यान दिनुहोस्। दया गरेर मेरो खुशीको चिचियाहट र तपाईंमा चढाइएको मेरो प्रार्थना सुनीदिनुहोस्। म तपाईंको सेवक हुँ।

20 म यो प्रार्थना गर्छु कि तपाईंको दृष्टि यो मन्दिरलाई हेर्ने दिन अनि रात खुला राख्नु हुनेछ। तपाईंले भन्नु भएको थियो कि तपाईंले तपाईंको नाउँ यस स्थानमा राख्नु हुनेछ। तपाईंले मेरो प्रार्थना सुनिदिनु हुनेछ जब म यो मन्दिरलाई हेरेर प्रार्थना गर्नुछु।

21 मेरा प्रार्थना अनि तपाईंका इसाएलका मानिसहरूले गरेका प्रार्थना सुनिदिनुहोस्। हाम्रा प्रार्थना सुनिदिनुहोस् जब हामी यो मन्दिर तिर हेर्दै प्रार्थना गर्दछौं। तपाईं स्वर्गमा जहाँ रहनु हुन्छ त्यहीबाट सुनि दिनुहोस्। जब तपाईंले हाम्रा प्रार्थना सुनु हुन्छ, हामीलाई क्षमा प्रदान गर्नु होस्।

22 ‘कुनै व्यक्ति कुनै अन्य मानिस प्रति केही नराप्नो गरेर दोषी हुन सक्छ। जब त्यसो हुन्छ तब दोषी व्यक्तिले उ निर्दोष छ भनी प्रतिज्ञा गर्न तपाईंको नाउँ प्रयोग गर्नुपर्ने छ। जब उ प्रतिज्ञा गर्नेका निम्ति मन्दिरमा तपाईंको वेदी समक्ष आउँछ।’

23 तब स्वर्गबाट सुनिदिनुहोस्। तपाईंले सेवकको फैसला गरेर कार्यान्वित गरिदिनुहोस्। नराप्ना व्यक्तिलाई दण्ड दिनुहोस् अनि उसलाई त्यस्तै कष्ट भोगाउनुहोस् जस्तो कष्ट उसले अन्यलाई भोगाएको थियो। यो सिद्ध गरिदिनुहोस् कि जुन व्यक्तिले सही कार्य गरेको छ उ निर्दोष छ।

24 ‘यदि शत्रुले तपाईंका इसाएली मानिसहरूलाई परास्त तुल्याउन सक्छन किनभने तपाईंका मानिसहरूले तपाईंको विरुद्ध पाप गरेका छन्। तब, यदि तिनीहरू तपाईंको नाउँमा दोषहरूलाई स्वीकार गर्दै तपाईं कहाँ फर्की आएर अनि यदि तिनीहरूले यो मन्दिरमा तपाईंलाई प्रार्थना गरी क्षमा याचना माग्छ भने।’

25 तब स्वर्गबाट सुनि दिनुहोस् अनि तपाईंका इसाएली मानिसहरूको पापलाई क्षमा गरी दिनुहोस्। तिनीहरूलाई त्यस देशमा फर्काई पठाउनु होस् जुन तपाईंले तिनीहरूलाई अनि तिनीहरूको पुर्खाहरूलाई दिनु भएको थियो।

26 ‘केही समय आकाश बन्द हुन सक्छ यस्तो प्रकारले पानी पर्दैन किनभने इसाएलका मानिसहरूले तपाईंको विरुद्ध पाप गरे। यदि यसो भए इसाएलका मानिसहरूले फर्जाताप गर्छन् अनि यो मन्दिरलाई हेर्दै प्रार्थना गर्छन्। तपाईंको नाउँमा दोष स्वीकार गर्छन् अनि तिनीहरूले पाप गर्न छोडछन्, किनभने तपाईंले तिनीहरूलाई दण्ड दिनु हुँदछ।’

27 तब स्वर्गबाट सुनिदिनुहोस्। सन्तुहोस् अनि तिनीहरूको पाप क्षमा गरिदिनुहोस्। इसाएलका मानिसहरू तपाईंका सेवक हुन। तब, तिनीहरूलाई जिउनु पर्ने उचित मार्ग सिकाइ दिनुहोस्। अनि तपाईंको देशमा वर्षा पठाइ दिनुहोस्। त्यो तपाईंले तपाईंका मानिसहरूलाई दिनु भएको देश हो।

28 ‘देशमा अनिकाल हुन वा महामारी र फसलको बिरामी वा ठुलीपने रोग वा सलह फटेङ्ग्राहरू आउन सक्छन् र यदि शत्रुले इसाएलका मानिसहरूलाई तिनीहरूका शहरमा आक्रमण गर्ला र इसाएलमा कुनै किसिमको बिरामी होला,

29 अनि त्यस बेला कुनै पनि तपाईंका इसाएलका मानिसले-प्रत्येक व्यक्तिले आफ्नो कष्ट अनि पीडा जानेर-अनि यदि त्यस व्यक्तिले आफ्नो हात अनि पाखुरा यो मन्दिरलाई हेर्दै फेलाउला।’

30 त्यसबेला स्वर्गबाट सुनिदिनुहोस्। स्वर्ग त्यो स्थान हो जहाँ तपाईं बस्नु हुन्छ। सन्तुहोस् अनि क्षमा प्रदान गरिदिनुहोस्। प्रत्येक व्यक्तिलाई त्यही दिनुहोस् जो उसले पाउनु पर्छ, किनभने तपाईंले जान्नु हुन्छ प्रत्येक व्यक्तिको हृदयमा के छ। तपाईं मात्र जान्नु हुन्छ एक व्यक्तिको हृदयमा के छ।

31 तब मानिसहरू डराउने छन् अनि तपाईंले हाम्रा पुर्खाहरूलाई दिनु भएको देशमा बसन्जेल तपाईंको आज्ञा पालन गर्ने छन्।

32 ‘कोही यस्तो परदेशी हुन सक्छ जो तपाईंका इसाएलका मानिसहरू मध्ये एक होइन, तर जो अति टाढा भूमिबाट यहाँ आएका छन्। उसले तपाईंको महान नाउँ, तपाईंको विशाल शक्तिले तपाईंले मानिसहरूलाई बचाउन सक्नु हुन्छ भनि सुने र आएको हुनसक्छ जब आउँछन् अनि यो मन्दिरलाई हेरेर प्रार्थना गर्छन्।’

33 तब स्वर्गमा जहाँ तपाईं बस्नु हुन्छ, परदेशीको कुरा सुनिदिनुहोस् अनि उसको प्रार्थनाको उत्तर दिनुहोस्। तब पृथ्वीका सबै मानिसहरूले तपाईंको नाउँ जान्ने छन्। इसाएली मानिसहरूले तपाईंको सम्मान गरे झैं तपाईंको सम्मान गर्ने छन्। पृथ्वीका सबै मानिसहरूले जान्नेछन् कि जुन मन्दिर मैले बनाएँ त्यो तपाईंको नाउँद्वारा चिनिन्छ।

34 ‘तपाईंले तपाईंका मानिसहरूलाई तिनीहरूका शत्रुहरूसित लड्नका निम्ति कुनै स्थानमा पठाउनु हुनेछ। तिनीहरूले तपाईंले छान्नु भएको यो शहर तिर अनि मैले तपाईंको नाउँमा निर्माण गरेको यो मन्दिर तिर हेरेर तपाईंको प्रार्थना गर्नेछन्।’

35 कृपा पूर्वक स्वर्गमा तिनीहरूको प्रार्थना सुनिदिनुहोस्। तिनीहरूलाई सुनिदिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्।

36 ‘मानिसहरूले तपाईंको विरुद्ध पाप गर्ने छन् पाप नगर्ने मानिस कोही छैनन्। अनि तपाईं तिनीहरू प्रति क्रोधित बन्दहुन्छ। तपाईंले कुनै शत्रुद्वारा तिनीहरूलाई परास्त गरि दिनु हुनेछ, र कब्जामा पर्ने दिनुहुनेछ अनि अति टाढा वा अजिकको देशमा जान बाध्य तुल्याउनु हुनेछ।’

37 तर त्यसबेला तिनीहरूले आफ्ना विचार बदल्ने छन् अनि तपाईं सित याचना गर्नेछन् जब तिनीहरू त्यस देशमा रहेका हुन्छन् जहाँ तिनीहरू कैदी छन्। तिनीहरूले भन्ने छन्, ‘हामीले पाप गरेका छौं। हामीले गल्ती गरेका छौं अनि हामीले ठुला पूर्वक काम गरेका छौं।’

38 अनि तिनीहरू तपाईं कहाँ त्यस देशबाट आफ्ना पूर्ण हृदय र मन सहित फर्कि आउनेछन् अनि तिनीहरूले तिनीहरूको देश, तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनु भएको देशतिर अनि तपाईंले छान्नु भएको शहरतिर हेरेर प्रार्थना गर्ने छन्। अनि तिनीहरूले मैले तपाईंको नाउँमा निर्माण गरेको मन्दिर तिर फर्केर प्रार्थना गर्नेछन्।

39 जब यसो हुन्छ स्वर्गबाट सुनि दिनुहोस्। स्वर्ग तपाईंको वास स्थान हो। तिनीहरूको प्रार्थना स्वीकार गरि दिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्। तपाईंका मानिसहरूलाई क्षमा गरि दिनुहोस्। जसले तपाईंको विरुद्ध पाप गरेका छन्।

40 अब, मेरा परमेश्वर, म तपाईंसँग याचना गर्छु, तपाईंको आँखा अनि तपाईंको कान खोली दिनुहोस्। हामीले यस स्थानमा गरेका प्रार्थनाहरू सुनिदिनुहोस् अनि त्यस प्रति ध्यान दिनुहोस्।

41 “अब, हे परमप्रभु प्रमेश्वर, उठ्नु होस्, अनि तपाईंको विशेष स्थानमा, करारको सन्दर्भमा आउनु होस् जसले तपाईंको पराक्रम प्रदर्शित गर्छ।

तपाईंका पूजाहारीहरूले मुक्ति धारण गर्न सक्न।

तपाईंका साँच्चा अनुयायीहरू यी असल कुराहरूमा खुशी हुन्छन्।

42 हे परमप्रभु परमेश्वर, अभिषेक भएको तपाईंका राजालाई स्वीकार गर्नुहोस्। तपाईंको अचूक प्रेमले सेवक दाऊदलाई सम्झना गर्नुहोस्।”

7

परमप्रभुलाई मन्दिर समर्पित

- 1 जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्‍यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो।
- 2 परमप्रभुको महिमाले भरिएको हुनाले पूजाहारीहरू मन्दिर भित्र पस्र सकेनन्।
- 3 इस्राएलका समस्त मानिसहरूले अगोलाई स्वर्गबाट उत्रेको देखे। इस्राएलका मानिसहरूले मन्दिरमा परमप्रभुको महिमा पनि देखे। तिनीहरूले आफ्ना अनुहार आँगनका भूँड तिर झुकाए। तिनीहरूले परमप्रभुको आराधना गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले गीत गाए,

“परमप्रभु असल हुनुहुन्छ।

उहाँको करुणा सदा सर्वदा चलिरहन्छ।”

- 4 त्यस पछि राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले परमप्रभुको समक्ष बलिदान चढाए।
- 5 राजा सुलेमानले 22,000 गोरूहरू अनि 1,20,000 भेडा अर्पण गरे। राजा र सबै मानिसहरूले परमेश्वरको मन्दिरलाई समर्पण गरे। यो परमेश्वरको आराधना गर्नका निम्ति मात्र प्रयोग गरिन्थ्यो।
- 6 पूजाहारीहरू आफ्ना कार्य गर्न तयार खडा भए। लेवीहरू पनि परमप्रभुको संगीतका यन्त्रहरू सहित खडा भए। ती यन्त्रहरू परमप्रभुको धन्यवाद चढाउनका निम्ति राजा दाऊदले बनाएका थिए। पूजाहारी अनि लेवीहरूले गाउँदै परमप्रभुको स्तुति गरे किनभने उहाँको प्रेम सदा सर्वदा चलिरहन्छ। लेवीहरू देखि अर्को तिर पूजाहारीहरू उभिदै तिनीहरूले आफ्ना तुरही बजाए। अनि इस्राएलका सबै मानिसहरू उभिएका थिए।
- 7 सुलेमानले आँगनको मध्य भाग पवित्र बनाए। त्यो आँगन परमप्रभुको मन्दिरको सामुने थियो। त्यो त्यही स्थान हो जहाँ सुलेमानले होमबलि अनि मेल बलिको बोसो अर्पण गरे। सुलेमानले आँगनको मध्य अंश प्रयोग गरे किनभने तिनले निर्माण गरेको काँसाको वेदीमा सबै होमबलि, अन्नबलि अनि बोसोहरू अँटाउन सकेन। त्यस्ता भेटीहरू अनेक थिए।
- 8 सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले सात दिन सम्म भोज उत्सव मनाए। सुलेमानका साथ विशाल जन समूह थिए। ती मानिसहरू लीबो-हमातको शहर देखि फैलीएर भिन्देशको खोलचासम्मका क्षेत्रबाट आएका थिए।
- 9 आठौँ दिनमा तिनीहरूले एक पवित्र सभा राखे किनभने तिनीहरूले सातदिन सम्म भोज उत्सव मनाएका थिए। तिनीहरूले वेदीलाई समर्पण अनि यसको समर्पणको उत्सव अझ सात दिनसम्म मनाए।
- 10 सातौँ महिनाको तेर्सौँ दिनमा सुलेमानले मानिसहरूलाई घर फर्काइ पठाए। मानिसहरू अत्यन्तै हर्षित थिए अनि तिनीहरूको हृदय आनन्दले परिपूर्ण थियो, किनभने परमप्रभु दाऊद प्रति, सुलेमान प्रति अनि आफ्ना इस्राएली मानिसहरू प्रति अत्यन्त असल हुनुहुन्थ्यो।

परमप्रभु सुलेमान कहाँ आउनु हुन्छ

- 11 सुलेमानले परमप्रभुको मन्दिर अनि राज-महलको निर्माण कार्य पुरा गरे। सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूर्ण गर्नका निम्ति जे जति योजना बनाएका थिए त्यसमा तिनलाई सफलता प्राप्त भयो।
- 12 तब परमप्रभु राती सुलेमान कहाँ आउनु भयो। परमप्रभुले तिनलाई भन्नुभयो,

“सुलेमान, मैले तेरो प्रार्थना सुनेको छु, अनि मैले यो स्थानलाई आफ्नै निम्ति बलि-गृहको रूपमा चुनेको छु।

- 13 जब म आकाशलाई बन्द गर्छु तब वर्षा हुँदैन वा म सलहलाई देशको ध्वंश गर्ने आदेश दिन्छु वा म मेरा मानिसहरू कहाँ महामारी पठाउँछु।
- 14 अनि यदि मेरो मानिसहरू, जसलाई मेरो नाउँद्वारा पुकारिन्छ, तिनीहरू आफै विनम्र भई प्रार्थना गर्छन्, र यदि तिनीहरूले मलाई खोज्छन् अनि आफ्ना नराम्रा बाटोबाट तिनीहरू हट्छन् भने, तब म स्वर्गबाट तिनीहरूलाई सुन्दछु। अनि म तिनीहरूको पापलाई क्षमा गरिदिने छु अनि तिनीहरूको भूमिलाई किनो पारी दिनेछु।
- 15 अब, मेरा आँखा खुल्लाछन् अनि मेरा कानले यस स्थानमा गरिएका प्रार्थनाहरू प्रति ध्यान दिने छन्।
- 16 मैले यो मन्दिर चुनेको छु मैले यसलाई पवित्र तुल्याएको छु जस द्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ।
- 17 अब सुलेमान, यदि तँ मेरो सामुने तेरो पिता दाऊद बसे जस्तै बसिस् भने अनि मैले दिएका सबै आदेशहरू तैले पालन गरिस् भने, यदि तैले मेरा व्यवस्था अनि नियमहरूको पालन गरिस् भने।
- 18 तब म तैलाई एक शक्तिशाली राजा बनाउँने छु अनि तेरो राज्य महान बनेछ। मैले तेरा सँग गरेको करार त्यही हो। मैले त्यसलाई भने थें, ‘दाऊद, तैले आफ्नो परिवारमा एक यस्तो व्यक्ति सदैव पाउने छस् जो इस्राएलमा राजा हुनेछ।’
- 19 “तर, यदि तैले मैले गरेका मेरा व्यवस्था अनि आदेशहरू पालन गर्दैनस् भने यदि तैले अन्य देवताहरूको पूजा गर्छस् अनि तिनीहरूको सेवा गर्छस् भने।
- 20 तब म इस्राएलका मानिसहरूलाई मैले तिमीहरूलाई दिएको देशबाट बाहिर निकाल्ने छु। अनि म यो मन्दिरलाई त्याग्ने छु जसलाई मैले आफ्ना नाउँका निम्ति पवित्र तुल्याएको छु। म यो मन्दिरलाई केही यस्तो बनाउने छु जसमा कि सबै राष्ट्रहरूले यसको बारेमा नराम्रा कुरा गर्ने छन्।
- 21 प्रत्येक व्यक्ति, जो यो मन्दिर भएर पार हुन्छ जो यति उच्च रूपले सम्मानित थियो, आश्चर्यमा पर्ने छ। तिनीहरूले भन्ने छन्, ‘परमप्रभुले यो देश अनि यो मन्दिर माथि किन यस्तो भयानक कुरो गर्नु भयो?’

22 त्यस बेला मानिसहरूले उत्र दिने छन्, 'किनभने इस्राएलका मानिसहरूले परमप्रभु परमेश्वर तिनीहरूको पिता-पूर्वाहर्का परमेश्वरलाई त्यागे। उहाँ उही परमेश्वर हुनुहुन्छ जसले तिनीहरूलाई मिश्रदेश देखि बाहिर ल्याउनुमा अगुवाइ गर्नु भएको थियो। तर इस्राएलका मानिसहरूले अन्य देवताहरूलाई स्वीकार गरे। तिनीहरूले ती अन्य देवताहरूको पूजा अनि सेवा गरे। त्यही कारण हो कि परमप्रभुले इस्राएली मानिसहरूमाथि यी सबै भयानक कुराहरू घट्टन दिनु भयो।”

8

सुलेमानले निर्माण गरेका शहरहरू

- 1 परमप्रभुको मन्दिर अनि आफनो भवन निर्माण गर्नका निम्ति सुलेमानलाई बीस वर्ष लाग्यो।
- 2 त्यसपछि सुलेमानले फेरि ती शहरहरू बनाए जो हारामले तिनलाई दिएका थिए। अनि सुलेमानले इस्राएलका केही मानिसहरूलाई ती शहरहरूमा बस्ने अनुमति दिए।
- 3 त्यस पछि सुलेमान सोबाको हमातमा गए अनि त्यसलाई कब्जा गरे।
- 4 सुलेमानले मरुभूमिमा तदमोर शहर निर्माण गरे। तिनले चीज-बीजहरू संग्रह गर्नका निम्ति हमातमा सबै शहरहरू निर्माण गरे।
- 5 सुलेमानले उच्च बेतहोरोन अनि निम्न बेत होरोन शहरहरूलाई फेरि निर्माण गरे। तिनले ती शहरहरूलाई बलिया किल्ला बनाए। ती शहरहरूका बलिया पर्खाल, फाटक, अनि फाटकमा बारहरू थिए।
- 6 सुलेमानले बालात शहर अनि अन्य सबै शहरहरू फेरि निर्माण गरे जहाँ तिनले धेरै चीज बीजहरू संग्रह गरेका थिए। तिनले सबै शहरहरू निर्माण गरे जहाँ रथहरू राखिएका थिए अनि सबै शहरहरू जहाँ घोडा-सवारहरू बस्थे। सुलेमानले जे चाहे यरूशलेममा त्यही निर्माण गरे उसले यरूशलेम, लबानोन अनि ती सबै क्षेत्रहरूमा जहाँ तिनीले शासन गर्थे।
- 7-8 त्यहाँ धेरै संख्यामा विदेशीहरू बाँकीरहेका थिए, जहाँ इस्राएलका मानिसहरू बस्थे। तिनीहरू हिती, एमोरी, पारिज्जी, हिब्वी अनि यबूसीहरू थिए। सुलेमानले तिनीहरूलाई सबै दास-कामीहरू बन्न बाध्य तुल्याए। यो आजसम्म चलिरहेको छ। ती मानिसहरू इस्राएलका मानिसहरूबाट थिएनन्। ती मानिसहरू तिनीहरूका सन्तान थिए, जो देशमा बाँकी रहेकाहरू थिए। अनि त्यस बेलासम्म इस्राएलका मानिसहरूद्वारा नष्ट गरिएका थिएनन्।
- 9 सुलेमानले इस्राएलका कुनै पनि मानिसहरूलाई दास र कमी हुन कर गरेनन्। इस्राएलका मानिसहरू सुलेमानका लडाकु थिए। तिनीहरू सुलेमानका सैनिक अधिकारीहरू र सेनापति थिए। तिनीहरू सुलेमानका रथहरूका सेनापति थिए अनि सुलेमानका सारथिहरूका सेनापति थिए।
- 10 अनि इस्राएलका केही मानिसहरू सुलेमानका महत्वपूर्ण अधिकारीहरूका प्रमुखहरू थिए। मानिसहरूको निरीक्षण गर्नहरू यस्ता 250 जना प्रमुखहरू थिए।
- 11 सुलेमानले दाऊद शहर देखी फिरऊनकी छोरीलाई उसको निम्ति निर्माण गरिएको घरमा ल्याए। सुलेमानले भने, 'मेरी पत्नी राजा दाऊदको भवनामा रहनु हुँदैन किनभने ती स्थानहरू जहाँ परमप्रभुको सन्दूक रहेकाछन् पवित्र स्थानहरू हुन्।”
- 12 तब सुलेमानले परमप्रभुको वेदीमा परमप्रभुलाई होमबलि अर्पण गरे सुलेमानले त्यो वेदी मन्दिरको दलानको सामून्ने निर्माण गरेका थिए।
- 13 सुलेमानले हरेक दिन मोशाले दिएको व्यवस्था अनुसार बलिहरू अर्पण गरे। बलिहरू विज्ञापको दिन, औसीको दिनको चाड अनि तीन वार्षिक विदाका दिन अर्पण गर्नु पर्ने थियो। तीन वार्षिक विदाहरू अखमीरी रोटीको चाड, सामाहिक चाड अनि झुप्रो-बासको चाडहरू थिए।
- 14 सुलेमानले आफ्ना पिता दाऊदका निर्देशनहरूको पालन गरे। सुलेमानले तिनीहरूको सेवामा निम्ति पूजाहारीहरूका दल चुने। सुलेमानले लेवीहरूलाई पनि तिनीहरूका कर्तव्यका निम्ति चुने। लेवीहरूले स्तुति गर्नमा अगुवाइ गर्नु अनि पूजाहारीहरूलाई मन्दिरको सेवामा दिन दिने गरिनु पर्ने कार्यमा सहायता दिनु थियो। अनि सुलेमानले प्रत्येक द्वारमा सेवा गर्नका निम्ति द्वारपालहरू तिनीहरूका समूह अनुसार चुने। यो तरिकाको निर्देश परमेश्वरका व्यक्तिको दाऊदले दिएका थिए।
- 15 इस्राएलका मानिसहरूले पूजाहारी अनि लेवीहरू प्रति सुलेमानले दिएको कुनै पनि निर्देशनहरू परिवर्तन गरेनन्, अबज्ञा पनि गरेनन्। तिनीहरूले कुनै पनि निर्देशनहरू यहाँसम्म कि तिनीहरूले मूल्यावान चीजहरू राख्नु पर्ने तरिका समेत केही परिवर्तन गरेनन्।
- 16 सुलेमानका सबै कार्यहरू पूरा भए। परमप्रभुको मन्दिरको कार्य शुरू भएदेखि समाप्त नभए सम्मको योजना ठीक बनेको थियो। यसरी परमप्रभुको मन्दिरको निर्माण कार्य समाप्त भयो।
- 17 त्यस पछि सुलेमान एसोन-गेबेर अनि एलोट शहरहरूमा गए। ती शहरहरू एदोम देशको लाल समुद्र नजिक थिए।
- 18 हारामले सुलेमानलाई जहाजहरू पठाए। हारामका आफ्नै मानिसहरूले जहाज चलाए। हारामका मानिसहरू समुद्रमा जहाज चलाउन सपाल थिए। हारामका मानिसहरू सुलेमानका सेवकहरूसित ओपीरमा गए अनि चार सय पचास तोडा सुन लिएर सुलेमान कहाँ फर्की आए।

9

शबाकी रानीले सुलेमानलाई भेटिन्छन्

- 1 शबाकी रानीले सुलेमानको किरतिको विषयमा सुनिन्। तिनी सुलेमानलाई कठिन प्रश्नहरू द्वार परीक्षा गर्न यरूशलेम आइन्। शबाकी रानीका साथ एक विशाल समूह थियो। तिनीसित ऊँटहरू थिए जसले मसला, प्रचुरमात्रामा सुन अनि बहुमूल्य रत्नहरू बोकेका थिए। तिनी सुलेमान कहाँ आइन् र तिनीसित कुरा-कानी गरिन्। तिनीसित सुलेमानलाई सोध्ने अनेक प्रश्नहरू थिए।
- 2 सुलेमानले तिनका सबै प्रश्नहरूका उत्तर दिए। सुलेमानका निम्ति व्याख्या गर्न वा उत्तर दिन कठिन पर्ने कुनै कुरा थिएन।
- 3 शबाकी रानीले सुलेमानको ज्ञान अनि तिनले निर्माण गरेका भवन देखिन्।
- 4 तिनले सुलेमानको मेचमा भोजन र तिनका अनेकौं महत्त्वपूर्ण अधिकारीहरू देखिन्। तिनले तिनका सेवकहरूले काम गरेको बन्धु पहिरेको तरिका देखिन्। तिनले सुलेमानका दाखरस तयार गर्ने सेवकहरू अनि तिनीहरूले पहिरेका बन्धुहरू देखिन्। तिनले परमप्रभुको मन्दिरमा सुलेमानले होमबलि अर्पण गरेका देखिन्। जब शबाकी रानीले यी सबै कुराहरू देखिन् तब तिनी आश्चर्य भइन्।
- 5 तब तिनले राजा सुलेमानलाई भनिन्, 'मैले मेरो देशमा तपाईंको महान कार्यहरू अनि बुद्धिको विषयमा सुनेका कथाहरू सत्य रहेछन्।
- 6 म यहाँ आएर आफ्नै आँखाले नदेख्नुजेल मैले ती कथाहरूमा विश्वास गरेकी थिइन्। अहो, मलाई तपाईंको महान बुद्धिको आधा मात्र पनि भनिएको छैन रहेछ। तपाईं मैले सुनेका कथाहरू भन्दा महान हुनुहुन्छ।
- 7 तपाईंका पत्नीहरू अनि अधिकारीहरू अति भाग्यमानी रहेछन्। तपाईंका ज्ञानका कुराहरू तिनीहरूले तपाईंको सेवा गर्दै सुन्न सक्ने छन्।
- 8 परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा होस्। उहाँ तपाईंसित प्रसन्न हुनुहुन्छ अनि परमप्रभु तपाईंका परमेश्वरका निम्ति शासन गर्न तपाईंलाई उहाँको सिंहासनमाथि राख्नु भएको छ। परमेश्वरले इस्राएललाई प्रेम गर्नु हुन्छ। इस्राएललाई सदा-सर्वदा सहयोग प्रदान गर्नु हुन्छ। यसकारण उहाँले तपाईंलाई इस्राएलमाथि न्याय र धार्मीकता पालन गर्ने राजा बनाउनु भयो।”
- 9 तब, शबाकी रानीले सुलेमानलाई एक सय बीस तोडा सुन, प्रचुर मात्रामा मसला, अनि बहुमूल्य रत्नहरू दिइन्। शबाकी रानीले जस्तै उत्तम मसलाहरू कसैले सुलेमानलाई दिएका थिएनन्।

- 10 हुरामका सेवकहरू अनि सुलेमानका सेवकहरूले ओपीरबाट सून ल्याए। तिनीहरूले चन्दनका काठ अनि बहुमूल्य ढुङ्गाहरू पनि ल्याए।
- 11 राजा सुलेमानले चन्दनका काठ परमप्रभुको मन्दिरको निम्ति सिंङी र राज भवन निर्माण गर्नमा प्रयोग गरे। सुलेमानले चन्दनका काठ गायकहरूका निम्ति बीणा र सारङ्गीहरू बनाउनमा पनि प्रयोग गरे। यहूदा देशमा चन्दनका काठद्वारा बनाइएका ती बस्तुहरू जस्ता सुन्दर बस्तुहरू कसैले कहिले देखेका थिएनन्।
- 12 राजा सुलेमानले शबाकी रानीलाई तिनले चाहेका अनि याचना गरेका सबै चीजहरू दिए। तिनले शबाकी रानीले आफूलाई दिएको भन्दा अधिक दिए। त्यस पछि शबाकी रानी र तिनका सेवकहरू विदा भए आफ्नै देशमा फर्की गए।
- सुलेमानको अपार सम्पत्ति
- 13 सुलेमानले एक वर्षमा जति सून प्राप्त गरे त्यसको तौल 666 तोडा थियो।
- 14 घुमन्ते पैकारीहरू अनि व्यापारीहरूले सुलेमान कहाँ अझ अधिक सून ल्याए। अरबका सबै राजाहरू अनि देशका शासकहरूले पनि सुलेमान कहाँ सून अनि चाँदी ल्याए।
- 15 राजा सुलेमानले पिटिका सुनको 200 वटा ठूल ठूला ढालहरू बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 600 शेकेल पिटिको सून प्रयोग गरियो।
- 16 सुलेमानले पिटिको सुनको 300 वटा सा-साना ढालहरू पनि बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 300 शेकेल सून प्रयोग गरियो। सुलेमानले सुनका ढालहरू लबानोनको बन-महलमा राखे।
- 17 राजा सुलेमानले विशाल सिंहासन निर्माण गर्न हातीको दाँत प्रयोग गरे। तिनले सिंहासनलाई शुद्ध सून द्वारा मोहोरें।
- 18 सिंहासनमा छ-वटा सिंक्रहरू थिए। अनि त्यसको एक पाउ-दान थियो जो सुनले बनिएको थियो। सिंहासनको आसनका दुवै तिर पाखुरा अडयाउने बाहुहरू थिए। प्रत्येक बाहुको छेउमा सिंहका मूर्ति उभिएका थिए।
- 19 छ-वटा सिंङीमा बाहुवटा सिंहका मूर्तिहरू उभिएका थिए। प्रत्येक सिंङीको प्रत्येक छेउमा एउटा सिंह थियो। यस प्रकारले बनाएको सिंहासन जस्तो अन्य कुनै राज्यमा थिएन।
- 20 राजा सुलेमानका पिउने सबै प्यालाहरू सुनद्वारा बनिएका थिए। लबानोनको बन-महलका सबै घरेलू चीज-बीजहरू शुद्ध सुनले बनिएका थिए। सुलेमानको समयमा यति विघ्न सम्पत्ति थियो कि चाँदीलाई त्यति मूल्यवान ठानिँदैन थियो।
- 21 किनभने राजा सुलेमानका जहाजहरू थिए जो हुरामका मानिसहरूले तर्शाँश तिर चलाएर लान्थे। अनि प्रत्येक तीन-तीन वर्षमा सून, चाँदी हस्ती-हाड अनि मुजुरहरू द्वारा लादिएर तर्शाँशबाट फर्कन्थे।
- 22 राजा सुलेमान धन सम्पत्ति र बुद्धिमा संसारका अन्यक कुनै पनि राजा भन्दा महान थिए।
- 23 संसारका सबै अन्य राजाहरू सुलेमान कहाँ तिनका बुद्धिमत्ता पूर्ण निर्णयहरू सुन्नका निम्ति भेट गर्न आउँथे। तिनीहरू सुलेमानलाई परमेश्वरले दिनु भएको ज्ञानका कुरा सुन्न आउँथे।
- 24 हरेक साल ती राजाहरूले सुलेमानका निम्ति भेटि ल्याउँथे। तिनीहरूले चाँदी अनि सुनले बनेका चीज बीजहरू, बन्नहरू, हतियारहरू, मसालाहरू, घोडाहरू अनि खच्चरहरू ल्याउँथे।
- 25 सुलेमान सित 4,000 घोडा अनि रथहरू राख्ने तबेला थिए। तिनका 12,000 सारथिहरू थिए। सुलेमानले तिनीहरूलाई यश्शलेममा आफूसित रथका निम्ति विशेष शहरहरूमा राखे।
- 26 सुलेमान योर्देस नदी देखि पलिश्ती मानिसहरूको देश, अनि मिश्रदेशको सीमानासम्म फैलिएका क्षेत्रका राजाहरूका राजा थिए।
- 27 राजा सुलेमानसित यति विघ्नचाँदी थियो कि त्यो यश्शलेमका ढुङ्गाहरू जस्तै थियो। अनि तिनी सित यति धेरै देवदारका काठहरू थिए कि त्यो पार्वत्य देशहरूका अन्ज्वीरका रूखहरू जस्तै साधारण थिए।
- 28 मानिसहरूले मिश्रदेशबाट अनि अन्य सबै देशहरूबाट सुलेमान कहाँ घोडाहरू ल्याउँथे।

- सुलेमानको मृत्यु
- 29 सुलेमानद्वारा अन्य कुराहरू शुरु देखि अन्तसम्म गरिएका, अगमवत्ता नातानका लेखहरूमा, शीलका अहियाहका अगमवाणी अनि दर्शाँ इदोका दर्शनमा लेखिएका छन्। इदोका दर्शनहरू नबातका छोरा यारोबामको बारेमा थिए।
- 30 सुलेमान चालीस वर्षसम्म यश्शलेममा सम्पूर्ण इस्त्राएलका राजा थिए।
- 31 त्यसपछि सुलेमानले आफ्ना पुर्खाहरूसित विश्राम लिए। मानिसहरूले तिनलाई तिनका पिता दाऊदको शहरमा गाडिदिए। सुलेमानका छोरा रहबाम सुलेमानको स्थानमा नयाँ राजा भए।

10

- रहबामले मूर्खता पूर्ण काम गर्छन्
- 1 रहबाम शेकेम शहरमा गए किनभने इस्त्राएलका सबै मानिसहरू तिनलाई राजा बनाउन त्यहाँ गएका थिए।
- 2 यारोबाम मिश्रदेशमा थिए किनभने तिनी राजा सुलेमान देखि भागेका थिए। यारोबाम नबातका छोरा थिए।
- 3 रहबाम नयाँ राजा हुँदैछन् भन्ने कुरा यारोबामले सुने। यसर्थ यारोबाम मिश्रदेशबाट फर्केर आए।
- 4 इस्त्राएलका मानिसहरूले यारोबामलाई तिनीहरूसित आउनु भनी बोलाए। त्यस पछि यारोबाम इस्त्राएलका सबै मानिसहरू अनि रहबाम कहाँ गए। तिनीहरूले तिनलाई भने, “रहबाम,
- 4 तपाईंका पिताले हाम्रो जीवन कष्टम बनाए। यो गह्रौं भारी बोकेको जस्तै छ। त्यो भारलाई हल्का बनाइ दिनुहोस् तब हामी तपाईंको सेवा गर्न छौं।”
- 5 रहबामले तिनीहरूलाई भने, “मकहाँ तीन दिन पछि फर्केर आऊ।” यसर्थ मानिसहरू फर्किए।
- 6 तब राजा रहबामले अग्रज मानिसहरूसित कुरा-कानी गरे जसले पहीला तिनका पिता सुलेमानका सेवा गरेका थिए। रहबामले तिनीहरूलाई भने, “ती मानिसहरूलाई के भन्ने सल्लाह तपाईंहरू मलाई दिनुहुन्छ?”
- 7 ती अग्रजहरूले रहबामलाई भने, “यदि तपाईं ती मानिसहरू प्रति दयालु हुनुभयो अनि तिनीहरूलाई खुशी पार्नुभयो अनि तिनीहरूलाई राम्रो कुरा भन्नुभयो भने तिनीहरूले सदा सर्वदा तपाईंको सेवा गर्नेछन्।”
- 8 तर, रहबामले ती अग्रजहरूले तिनलाई दिएका सल्लाह स्वीकार गरेनन्। रहबामले ती युवकहरूसित कुरा-कानी गरे जो तिनी साथ बढेका थिए अनि तिनको सेवा गर्दै थिए।
- 9 रहबामले तिनीहरूलाई भने, “तिमीहरू मलाई के सल्लाह दिन्छौ? ती मानिसहरूलाई हामीले कस्तो उत्तर दिनु पर्ने? तिनीहरूले मलाई तिनीहरूको काम सजिलो बनाइ दिनु भने अनि तिनीहरू चाहन्छन् कि मेरा पिताले तिनीहरू माथि लदाएको भार मैले कम गरिदिनु भनी।”

10 तब, ती युवाहरू जो रहबामसितै बढेका थिए, “तिनीहरूले तिनलाई भने, जुन मानिसहरूले तपाईं सित कुरा गरे तिनीहरूलाई तपाईंले यसो भन्नु पर्छ। ती मानिसहरूले तपाईंलाई भने, ‘तपाईंका पिताले हाम्रो निम्ति जीवन कठिन बनाउनु भयो। त्यो गह्रौं भार बोकेको जस्तै थियो। तर हामी तपाईंले त्यो भारलाई हल्का पारिदिनु होस् भनी चाहन्छौं।’ तर रहबाम, तपाईंले यो कुरा ती मानिसहरूलाई भन्नुपर्छ: तिनीहरूलाई भन्नुहोस्। ‘मेरो कान्छी औला मेरा पिताको कम्मर भन्दा मोटो हुनेछ।’

11 मेरा पिताले भारी बोझ तिमीहरूलाई लदाउनु भयो। तर म त्यो बोझालाई अझ भारी बनाइदिने छु। मेरा पिताले तिमीहरूलाई चाबुकले दण्ड दिनु भयो। तर म तिमीहरूलाई धातुका तीखो टुप्पा भएका चाबुकले दण्ड दिने छु।”

12 तीन दिन पछि यारोबाम अनि सबै मानिसहरू रहबाम कहाँ आए। रहबामले तिनीहरूलाई गर्नु भनेका कुरा त्यही हो, जब तिनले भने, “म कहाँ तीन दिन पछि फर्केर आऊ।”

13 तब राजा रहबामले तिनीहरूसित नीच तरिकाले कुरा गरे। राजा रहबामले अग्रजहरूका सल्लाह स्वीकार गरेनन्।

14 राजा रहबामले ती मानिसहरूसित युवाहरूले दिएको सल्लाह अनुसार कुरा गरे। तिनले भने, “मेरा पिताले तिमीहरूको बोझ भारी बनाउनु भएको थियो, तर म त्यसलाई अझ भारी बनाउने छु। मेरा पिताले तिमीहरूलाई कोर्रोद्वारा दण्ड दिनु भएको थियो। तर म तिमीहरूलाई धातुका तीखा टुप्पा भएको कोर्रा द्वारा दण्ड दिने छु।”

15 यसरी राजा रहबामले मानिसहरूका कुरा सुनेनन्। किनभने यो कुराहरूको परिवर्तन परमेश्वरबाट आएको थियो। परमेश्वरले यस्तो हुन दिनुभयो। यो यस्तो भयो जसमा कि परमप्रभुले उहाँको वचनलाई सत्य सावित गर्न सक्नु जो उहाँले अहियाहद्वारा यारोबामलाई भन्नु भएको थियो। अहियाह शैलोकका थिए अनि यारोबाम नबातका छोरा थिए।

16 इस्राएलका मानिसहरूले देखे राजा रहबामले तिनीहरूका कुरा सुनेनन्। तब तिनीहरूले राजालाई भने, “के हामी दाऊदका परिवारका अंश हौं? अहं! हामीले यिज्ञेका कुनै भूमि पाउने छौं? अहं। यसर्थ इस्राएलीहरू हो, हामी हाम्रा आफ्नै घर जाऔं। दाऊदका छोराहरूले तिनका आफ्नै मानिसहरू माथि शासन गरौं।” तब इस्राएलका सबै मानिसहरू आफ्ना घरतिर गए।

17 तर इस्राएलमा केही यस्ता मानिसहरू थिए, जो यहूदाका शहरहरूमा बस्थे। अनि रहबाम ती मानिसहरूका राजा थिए।

18 हदोराम काम गर्न कर लगाइएका मानिसहरूको जिम्मामा थियो। रहबाले तिनलाई इस्राएलका मानिसहरू कहाँ पठाए। तर इस्राएलका मानिसहरूले हदोरामलाई ढुङ्गाले हानेर मारिदिए। तब रहबाम दफ्तर आफ्ना रथमा उफ्रिए चढे अनि भागे। तिनी भागेर यरूशलेम गए।

19 त्यस समयदेखि अहिलेसम्म इस्राएल दाऊदका परिवारको विरुद्धमा छन।

11

1 जब रहबाम यरूशलेम आए, तिनले 1,80,000 सर्वोत्तम सैनिकहरू भेला गरे तिनले ती सैनिकहरू यहूदा अनि बिन्यामीनका कुल समूहबाट भेला गरे। उसले राज्यलाई आफ्नो निम्ति फर्काए ल्याउन र तिनीहरूलाई इस्राएलको विरुद्ध युद्ध गर्न भेला गरे।

2 तर परमप्रभुबाट शमायाह कहीं संन्देश आयो। शमायाह परमेश्वरका मानिस थिए। परमप्रभुले भन्नुभयो,

3 “शमायाह, सुलेमानका छोरा रहबाम अनि यहूदाका राजासित कुरा गर। यहूदा बिन्यामीनमा बस्ने सबै इस्राएली मानिसहरूसित कुरा-कानी गर। तिनीहरूलाई भन:

4 परमप्रभु यसो भन्नु हुन्छ: ‘तिमीहरू आफ्ना भाइहरूसित लड्नु हुँदैन। हरेक व्यक्ति घर फर्की जाओस्। मैले नै यसो हुन दिएको हूँ।’ यसर्थ रहबाम अनि तिनका सेनाले परमप्रभुको संन्देश मानेर फर्किए। तिनीहरूले यारोबाम माथि आक्रमण गरेनन्।

रहबामले यहूदालाई शक्तिशाली बनाउँछ

5 रहबाम यरूशलेममा बस्थे। तिनले आक्रमणको विरुद्ध रक्षा गर्नका निम्ति यहूदामा मजबूत शहरहरू बसाले।

6 तिनले बेतलेहेम, एताम, तको,

7 बेतसर, सोको, अदुल्लाम,

8 गात, मरेशा, जीप,

9 अदोरेम, लाकीश, अजेका,

10 सोरा, अय्यालोन अनि हेब्रोन शहरहरूको मरम्मत गरे। यहूदा अनि बिन्यामीनका यी शहरहरूलाई मजबूत तुल्याइयो।

11 जब रहबामले ती शहरहरूलाई सुदृढ तुल्याए तब तिनले त्यसमा सेनापतिहरू राखे। तिनले ती शहरहरूमा भोजन, तेल र दाखरसको आभूतिको व्यवस्था पनि गरिदिए।

12 रहबामले हरेक शहरमा ढाल र भालाहरू पनि राखे र शहरहरूलाई अत्यन्त मजबूत तुल्याए। रहबामले यहूदा अनि बिन्यामीनका मानिसहरू अनि शहरहरू आफ्ना अधिकारमा राखे।

13 इस्राएल भरिका पूजाहारी अनि लेवीहरू रहबाम सित सहमत भए अनि तिनीसित मिले।

14 लेवीहरूले आफ्ना भूमि र तिनीहरूका आफ्नै खेतहरू छोडे अनि यहूदा र यरूशलेममा आए। लेवीहरूले यसो गरे किनभने यारोबाम अनि तिनका छोराहरूले परमप्रभुको सेवकको रूपमा तिनीहरूलाई सेवा गर्न दिन अस्वीकार गरेका थिए।

15 यारोबामले उच्च स्थानहरूमा सेवा गर्नका निम्ति, जहाँ तिनले बनाएका बाघ्रा अनि बाछाका मूर्तिहरू स्थापना गरेका थिए, आफ्नै पूजाहारीहरू छाने।

16 जब लेवीहरूले इस्राएल छोडे तब इस्राएलका सम्पूर्ण परिवार समूहका ती मानिसहरू, जो इस्राएलका परमप्रभु परमेश्वर प्रति विश्वसनीय थिए, आफ्ना पिता पुर्खाहरूका परमप्रभु परमेश्वरलाई बलि चढाउन यरूशलेम आए।

17 ती मानिसहरूले यहूदा राज्यलाई शक्तिशाली बनाए। तिनीहरूले सुलेमानका छोरा रहबामलाई तीन वर्षसम्म सम्मर्थन गरे। तिनीहरूले यसो गरे किनभने त्यस समयमा तिनीहरूले दाऊद अनि सुलेमानको अनुसरण गरे।

रहबामका परिवार

18 रहबामले महलतलाई विवाह गरे। तिनका पिता यरीमोत थिए। तिनकी आमा अबीहेल थिइन। यरीमोत दाऊदका छोरा थिए। अबीहेल एलीआबकी छोरी थिइन, अनि एलीआब यिज्ञेका छोरा थिए।

19 महलतबाट रहबामका यी छोराहरू भए: येयूश, शमर्याह अनि साहम।

20 तब रहबामले माकालाई विवाह गरे। माका अब्शालोमकी नातिनी थिइन। अनि माकाबाट रहबामका यी छोरा-छोरीहरू भए: अबियाह, अनै, जीजा अनि शलोमीत।

21 रहबामले माकालाई तिनका अरू सबै पत्नीहरू र सेविकाहरूलाई भन्दा अधिक प्रेम गर्थे। माका अब्शालोमकी नातिनी थिइन। रहबामका अष्टार जना पत्नीहरू र साठीजना सेविकाहरू थिए। रहबाम अष्टाईस जना छोरा अनि साठी जना छोरीहरूका पिता थिए।

22 रहबामले अबियाहलाई आफ्ना भाइहरूका प्रमुख छाने। रहबामले यसो गरे किनभने तिनले अबियाहलाई राजा बनाउने योजना गरेका थिए।

23 रहबामले बुद्धिमत्ता पूर्वक काम गरे अनि आफ्ना सबै छोराहरूलाई यहदा अनि बिन्यामीन देश भरिका हरेक सुदृढ शहरमा फैलाए। अनि रहबामले आफ्ना छोराहरूलाई प्रशस्त आफ्नातिको व्यवस्था गरिदिए। तिनले आफ्ना छोराहरूका निम्ति पत्नीहरू खोजि दिए।

12

मिश्रदेशका राजा शीशकले यस्शलेममाथि आक्रमण गर्छन्

1 रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे।

2 रहबामको राज्यकालको पाँचौं वर्षमा शीशकले यस्शलेम शहर माथि आक्रमण गरे। शीशक मिश्रदेशका राजा भए। किनभने रहबाम अनि यहदाका मानिसहरू परमप्रभु प्रति विस्वसनीय थिएनन्।

3 शीशकसित 1,200 रथहरू, 60,000 घोड सवारहरू सेना जो कसैले गन्ती गर्न नसक्ने थिए। शीशकका विशाल सेनामा लूबी, सुक्किया अनि कुशी सैनिकहरू थिए।

4 शीशकले यहदाका सुदृढ शहरहरूलाई परास्त गरे। त्यसपछि शीशकले आफ्ना सैन्यलाई यस्शलेममा ल्याए।

5 तब शमायाह अगमवक्ता रहबाम अनि यहदाका प्रमुखहरू कहाँ आए। यहदाका ती प्रमुखहरू यस्शलेममा भेला भएका थिए किनभने तिनीहरू सबै शीशकसित भयभीत थिए। शमायाहले रहबाम अनि यहदाका प्रमुखहरूलाई भने, “परमप्रभुले जे भन्नुन्छ त्यो यो हो: ‘रहबाम तँ अनि यहदाका मानिसहरूले मलाई त्याग गरेका छौं मेरो व्यवस्था पालन गर्न अस्वीकार गरेका छौं। यसर्थ अब म मेरो सहायता बिना तँलाई शीशकको सामना गर्न छोड्ने छु।’”

6 तब यहदाका प्रमुखहरू अनि राजा रहबाम दुःखित भए अनि स्वयंलाई नम्र तुल्याए। तब परमप्रभुबाट शमायाह कहें “सन्देश आयो।”

7 परमप्रभुले शमायाहलाई भन्नुभयो, “राजा अनि प्रमुखहरू स्वयं नम्र भएका छन्। यसर्थ म तिनीहरूलाई नष्ट गर्ने छैन, म तिनीहरूलाई चाँडै बचाउने छु। म मेरो रीस यस्शलेम माथि पोख्रलाई शीशकको प्रयोग गर्ने छैन।

8 तर यस्शलेमका मानिसहरू शीशकका सेवक हुने छन्। यस्तो हुने छ जसद्वारा तिनीहरूले यो सिकने छन् कि मेरो सेवा गर्नु अन्य राष्ट्रहरूका राजाहरूको सेवा गर्नु भन्दा भिन्न हो।”

9 शीशकले यस्शलेम माथि चढाई गरे अनि सम्पत्तिहरू लगे जो परमप्रभुको मन्दिरमा थियो। शीशक मिश्रदेशका राजा थिए। अनि तिनले ती सम्पत्ति पनि लगे जो राजाको भवनमा थियो। शीशकले हरेक चीज लिए अनि ती सम्पत्तिहरू लगेर गए। तिनले ती सुनका ढालहरू पनि लगे जो सुलेमानले बनाएका थिए।

10 राजा रहबामले सुनका ढालहरूको स्थानमा काँसाका ढालहरू बनाए। रहबामले ती काँसाका ढालहरू अधिकारीहरूलाई दिए जो भवनको प्रवेशद्वारको रक्षण गर्ने जिम्मा थिए।

11 जब राजा परमप्रभुको मन्दिर भित्र पस्थे तब रक्षकहरूले काँसाका ढालहरू बाहिर निकाल्थे। पछि तिनीहरूले ती काँसाका ढालहरू लगेर रक्षा गृहमा राख्थे।

12 जब रहबामले स्वयंलाई नम्र तुल्याए तब परमप्रभुले आफ्नो क्रोध रहबामबाट हटाउनु भयो। यसरी नै परमप्रभुले रहबामलाई पूर्ण रूपले ध्वंस पार्नु भएन। त्यहाँ यहदामा केही असल कुरा पनि थियो।*

13 राजा रहबामले स्वयंलाई यस्शलेममा एक शक्तिशाली राजा बनाए। तिनी एकचालीस वर्षका थिए जब तिनी राजा भए। रहबाम यस्शलेममा सत्र वर्षसम्म राजा थिए। यस्शलेम त्यो शहर हो जसलाई परमप्रभुले इस्त्राएलका समस्त कुल समूहबाट चुन्नु भएको हो। परमप्रभुले आफ्ना नाउँ यस्शलेममा राख्न रोज्नु भयो। रहबामकी आमा नामा थिइन्। नामा अम्मोन देशकी थिइन्।

14 रहबामले नाराजा कुराहरू गरे किनभने तिनले परमप्रभुको आज्ञा पालन गर्ने कुरा हृदयबाट निश्चय गरेका थिएनन्।

15 रहबामले आफू राजा हुँदा शुरूदेखि अन्त सम्मको आफ्नो शासनमा जे जति कुराहरू गरे ती शमायाह अगमवक्ताका लेखहरूमा अनि इड्रो, दर्शीका लेखहरूमा लेखिएका छन्। ती पुस्तकहरू वंशावलिहरू जस्तै लेखिएका छन्। अनि रहबाम र यारोबाम माझ, दुवै राजाहरूको शासनकालभरी युद्ध चलिरह्यो।

16 रहबामको मृत्यु भयो अनि उसलाई उसको पिता-पुर्खाहरूसित गाडे। रहबामलाई दाऊदको शहरमा गाडियो। त्यसपछि रहबामका छोरा अबियाह नयाँ राजा भए।

13

अबियाह यहदाका राजा

1 जब राजा यारोबाम अठारौं वर्षमा इस्त्राएलका राजा भए अबियाह यहदाका नयाँ राजा भए।

2 अबियाह तीन वर्ष सम्म यस्शलेममा राजा थिए। अबियाहकी आमा माका थिइन्। माका उरीएलकी छोरी थिइन्। उरीएल गिबा शहरका थिए। अनि अबियाह र यारोबामका माझ युद्ध चलिरहेथ्यो।

3 अबियाहका सेनामा 4,00,000 साहसी सैनिकहरू थिए। अबियाहले त्यस सेनालाई युद्धमा अगुवाइ गरे। यारोबामका सेनामा 8,00,000 साहसी सैनिकहरू थिए। यारोबाम अबियाहसित युद्ध गर्न तयार भए।

4 तब अबियाह एरैमको पहाडी देशको समौरम डौंडामा उभिए। अबियाहले भने, “यारोबाम अनि समस्त इस्त्राएलीहरू, मेरो कुरा सुन।

5 तिमीहरूले यो जानु पर्छ कि इस्त्राएलका परमप्रभु परमेश्वरले दाऊद अनि तिनका छोराहरूलाई सदा सर्वदा इस्त्राएलका राजा हुने अधिकार दिनु भएको छ। परमेश्वरले दाऊदसित नूनको करार द्वारा यो दिनु भएको हो।

6 तर यारोबाम आफ्ना स्वामीका विरुद्ध भए। यारोबाम नबातको नाति, दाऊदका छोरा सुलेमानका एक सेवक थिए।

7 तब, अयोग्य दुष्ट मानिसहरू यारोबामका मित्रहरू थिए अनि तिनीहरूले एकै साथ रहबाम सुलेमानका छोराको विरोध गरे। रहबाम सानै र अनुभवहीन थिए। यसर्थ उसले यारोबाम अनि तिनका दुष्ट साथीहरूलाई रोक्न सकेनन्।

8 “अब, तिमी मानिसहरूले परमप्रभुको राज्यलाई त्यो राज्य जसलाई दाऊदका छोराहरूले शासन गरेका छन् परास्त गर्ने निश्चय गरेका छौ। तिनीहरू सित धेरै मानिसहरू छन् अनि तिमीहरूका ती सुनौला बाछाहरू ती ‘देवताहरू’ छन् जो यारोबामले तिम्ना निम्ति बनाए।

* 12:12: त्यहाँ ... थियो यो पदले विशेष गरेर केही यहदाका मानिसहरूमा संकेत गर्छ जसले रहबाम जस्तो पाप स्वीकार गरे, यसकारण परमेश्वरले तिनीहरूलाई जोगाउनु भयो।

9 तिमीले परमप्रभुका पूजाहारीहस्ताई निकाली बाहिर गर्थौं, जो हासूनका सन्तानहरू थिए। अनि तिमीले लेवीहरूलाई निकाली बाहिर गर्थौं। त्यस पछि तिमीले, पृथ्वीका हरेक राष्ट्रले जस्तै आफ्नै पूजाहारीहरू छान्यौं। अनि अहिले कुनै पनि व्यक्ति जसले एउटा बाछा अनि सातवटा भेडा ल्याउने छ, त्यो पूजाहारी हुन सक्छ- ती "झुटा देवताहरूको" सेवा गर्ने पूजाहारी।

10 "तर हाम्रो निम्ति, परमप्रभु हाम्रो परमेश्वर हुनु हुन्छ। हामी यहुदाका मानिसले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका छैनौं। हामीले उहाँलाई छाडेका छैनौं। पूजाहारीहरू जसले परमप्रभुको सेवा गर्छन् हासूनका छोराहरू हुन्। अनि लेवीहरू परमप्रभुको सेवा गर्नमा पूजाहारीहरूलाई सहयोग गर्छन्।

11 तिनीहरू हरेक साँझ विहान परमप्रभुलाई होमबलि अर्पण गर्छन् र सुगन्धीत धूप बाल्छन्। तिनीहरूले मन्दिरको विशेष मेजमा लहरमा रोटी राख्छन्। अनि तिनीहरू सुनौला सामदानमा बत्तीहरूको हेरचाह गर्छन् जसद्वारा उच्यालो रूपले प्रत्येक साँझ चम्कन्छन्। हामी अत्यन्त सावधानीपूर्वक परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्छौं तर तिमी मानिसहरूले उहाँलाई त्याग गरेका छौ।

12 परमेश्वर स्वयं हाम्रो साथ हुनु हुन्छ। उहाँ हाम्रा शासक हुनु हुन्छ अनि उहाँका पूजाहारीहरू हामीसित छन्। परमेश्वरका पूजाहारीहरूले तिमीहरूलाई व्युँझाउनु अनि तिमीहरूलाई उहाँको अंगमनमा उतेजित तुल्याउनका निम्ति आफ्ना तुरही बजाउँछन्। इस्राएलका मानिसहरू हो, तिप्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको विरुद्ध नलड। तिमीहरू सफल हुने छैनौं।"

13 तर यारोबामले सैनिकको एक दललाई अबियाहको सेनाको पछिल्लिर सटुक्क पठाए। यारोबामका सेना अबियाहको सेना समक्ष थिए। यारोबामका सेनाका ग्म सैनिकहरू अबियाहका सेनाका पछि थिए।

14 जब अबियाहका सेनामा भएका यहूदी सैनिकहरूले वरिपरि हेरे तब तिनीहरूले यारोबामका सेनाले अघि पछि दुवै तिरबाट आक्रमण गरेका देखे। यहूदाका मानिसहरूले परमप्रभुलाई जोडले पुकारे अनि पूजाहारीहरूले तुरही बजाए।

15 त्यसपछि अबियाहका सेनाका मानिसहरू जोडले कराए। जब यहूदाका मानिसहरू कराए परमेश्वरले यारोबामका सेनालाई परास्त गरिदियो भयो। यारोबामका सबै इस्राएलका सेनाहरू अबियाहका यहूदाका सेनाहरू द्वारा परास्त भए।

16 इस्राएलका मानिसहरू यहूदाका मानिसहरूदेखि भागे। परमेश्वरले इस्राएलका सेनाहरूलाई परास्त गर्न यहूदाका सेनाहरूलाई अनुमति दिनु भयो।

17 अनि इस्राएलका 5,00,000 सर्वोत्तम मानिसहरू मारिए।

18 यसरी त्यस बेला इस्राएलका मानिसहरू परास्त भए। यहूदाका मानिसहरूले विजय प्राप्त गरे। यहूदाका सेनाले विजय प्राप्त गरे किनभने तिनीहरूले आफ्ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्वर माथि भरोसा राखे।

19 अबियाहका सेनाले यारोबामका सेनालाई खेदे। अबियाहका सेनाले यारोबामबाट बेटेल, येशना अनि एप्रोन शहरहरू कब्जा गरे। तिनीहरूले ती शहरहरू अनि ती शहरहरू नजिकका सा-साना गाउँहरू अधिकारमा ल्याए।

20 जबसम्म अबियाह जीवित रहे यारोबाम फेरि कहिल्यै शक्तिशाली भएनन्। परमप्रभुले यारोबामलाई मारिदियो भयो।

21 अनि अबियाह शक्तिशाली बने। तिनले चौध जना स्त्रीहरू विवाह गरे अनि बाईस जना छोरा र सोह्रजना छोरीहरूका पिता थिए।

22 अन्य सबै कुरा जो अबियाहले गरे सो अगमवक्ता इद्रोका पुस्तकहरूमा लेखिएका छन्।

14

1 अबियाहको मृत्यु भयो अनि उसलाई पिता-पुर्खाहरूसितै गाडियो। मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडे। त्यसपछि अबियाहका छोरा आसा अबियाहका स्थानमा नयाँ राजा भए। आसाका समयमा देशमा दश वर्षसम्म शान्ति थियो।

आसा यहूदाका राजा

2 आसाले आफ्ना परमप्रभु परमेश्वरको समक्ष असल र उचित कुराहरू गरे।

3 आसाले ती विदेशी वेदीहरू हटाइदिए जो मूर्ति पूजाका निम्ति प्रयोग गरिन्थे। आसाले उच्च स्थानहरू हटाइदिए अनि स्मारक शिलाहरू फोडिदिए। आसाले अश्वरा-स्तम्भहरू भाँची दिए।

4 आसाले यहूदाका मानिसहरूलाई परमप्रभु परमेश्वरको अनुसरण गर्नु भनी आदेश दिए। उहाँ तिनीहरूका पुर्खाहरूले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ। आसाले तिनीहरूलाई परमप्रभुका व्यवस्था अनि आदेशहरू पालन गर्ने आदेश दिए।

5 आसाले उच्च स्थानहरूका धुपवेदीहरू पनि यहूदाका सबै शहरहरूबाट हटाइ दिए। यसरी राज्यमा शान्ति थियो। जब आसा राजा थिए।

6 आसाले यहूदामा त्यो समय सुदृढ शहरहरू निर्माण गरे जब यहूदामा शान्ति थियो। आसाले यी वर्षहरूमा कुनै युद्ध गर्नु परेन किनभने परमप्रभुले तिनलाई शान्ति प्रदान गर्नु भएको थियो।

7 आसाले यहूदाका मानिसहरूलाई भने, "हामी यी शहरहरूलाई निर्माण गरौं अनि यिनीहरूका चौरैतिर पुर्खालहरू बनाऔं। हामी बुर्जाद्वाराहरू अनि द्वारमा बारहरू बनाऔं हामी यो देशमा बसेसम्म यसो गरौं। यो देश हाम्रो हो किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको अनुसरण गरेका छौं। उहाँले हामीलाई हाम्रो चौरैतिर शान्ति दिनु भएको छ।" यसर्थ तिनीहरूले निर्माण गरे अनि सफलता प्राप्त गरे।

8 आसाका यहूदाका परिवार समूहका 3,00,000 मानिसहरू अनि बिन्यामीनका कुल समूहका 2,80,000 मानिसहरूका सेना थिए। यहूदाका मानिसहरूले ठूला-ठूला ढाल र भालाहरू बोकेथे। बिन्यामीनका मानिसहरूले सा-साना ढाल अनि धनुबाट काँड हान्थे। ती सबै मानिसहरू बलिया र साहसी सैनिकहरू थिए।

9 तब जेरा आसाका सेनाका विरुद्ध आए। जेरा कृशका थिए। जेराका 10,00,000 मानिसहरू अनि 300 रथहरू तिनका सेनामा थिए। जेराका सेना मोरेशा शहर सम्म पुगे।

10 आसा जेरा विरुद्ध लडनका निम्ति निकले। आसाका सेनाहरू मोरेशामा सपता बेसीमा युद्धका निम्ति तयार भए।

11 आसाले परमप्रभु आफ्ना परमेश्वरलाई पुकारे अनि भने, "परमप्रभु, तपाईंले मात्र बलवान मानिसहरूको विरुद्ध कमजोर मानिसहरूलाई सहायता गर्न सक्नु हुन्छ। परमप्रभु हाम्रा परमेश्वर। हामीलाई सहायता गर्नु होस्। हामी तपाईं माथि निर्भरछौं। हामी तपाईंको नाउँमा यी विशाल सेनाको विरुद्ध लडछौं। परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंको विरुद्ध कसैलाई पनि जित्र नदिनु होस्।"

12 तब परमप्रभुले कृशी सेनाहरूलाई परास्त गर्न आसाका यहूदी सेना प्रयोग गर्नु भयो। अनि कृशी सेनाहरू भागे।

13 आसाका सेनाले कृशी सेनाहरूलाई गरार शहर सम्म खेदेर लगे। यति बिचन कृशी सेनाहरू मारिए कि तिनीहरू फेरि लड्नका निम्ति सेनाका रूपमा एकत्रित हुन सकेनन्। तिनीहरूलाई परमप्रभु अनि उहाँका सेनाले कुल्चि दिए। आसा अनि तिनका सेनाले शत्रुहरूका अनेक बहुमूल्य चीजहरू लगे।

14 आसा अनि तिनका सेनाहरूले गरार नजिकका सबै शहरहरूलाई परास्त गरे। ती शहरहरूमा बस्ने मानिसहरू परमप्रभु सित भयभीत थिए। ती शहरहरूमा अनेक प्रकारका धेरै बहुमूल्य बस्तुहरू थिए। आसाका सेनाहरूले ती बहुमूल्य चीजहरू ती शहरहरूबाट लगे।

15 आसाका सेनाले शिविरहरूमा पनि आक्रमण गरे जहाँ गोठालाहरू बस्थे। तिनीहरूले धेरै भेडा र ऊँटहरू लगे। तब, आसाका सेनाहरू यरूशलेम फर्के।

15

आसाका परिवर्तनहरू

- 1 परमेश्वरको आत्मा अजरयाहमाथि उत्रनुभयो। अजरयाह ओदेदका छोरा थिए।
- 2 अजरयाह आसालाई भेट्न गए। अजरयाहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोड्यौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ।
- 3 धेरै समयसम्म इस्राएल सत्य परमेश्वर बिहीन थियो। अनि तिनीहरू शिक्षा दिने पूजाहारी बिहीन र नियम बिहीन थिए।
- 4 तर जब इस्राएलका मानिसहरूले दुःख पाए, तिनीहरू फेरि परमप्रभु परमेश्वर तर्फ फर्किए। उहाँ इस्राएलका परमेश्वर हुनु हुन्छ। तिनीहरूले परमप्रभुलाई खोजे अनि उहाँलाई पाए।
- 5 दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो
- 6 एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंस पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो।
- 7 तर आसा, तिमी अनि यहूदाका र बिन्यामीनका मानिसहरू शक्तिशाली बन। कमजोर नबन, नछोड किनभने तिमीहरूले तिम्रा असल कार्यका निम्ति पुरस्कार प्राप्त गर्ने छौ।”
- 8 जब आसाले यी वचनहरू अनि संन्देशहरू ओबेद, अगामवक्ताबाट सुने तिनी खुबै उत्साहित भए। त्यसपछि उसले ती घृणित मूर्तिहरू यहूदा अनि बिन्यामीनका सबै स्थानबाट हटाए। आसाले ती घृणित मूर्तिहरू एषैमका पहाडी देशका अधिकारमा ल्याएका शहरहरूबाट पनि हटाए। अनि तिनले परमप्रभुको वेदी मरम्मत गरे जो परमप्रभुको मन्दिरको दलान अघि थियो।
- 9 त्यस पछि आसाले यहूदा अनि बिन्यामीनका सबै मानिसहरूलाई एकत्रित गरे। तिनले एषैम, मनशे अनि शिमोनका कुल समूहका मानिसहरूलाई पनि, जो यहूदा देशमा बसका निम्ति इस्राएल देशबाट आएका थिए भेला गरे। धेरै संख्यामा ती मानिसहरू यहूदामा आए किनभने तिनीहरूले देखे कि परमप्रभु, आसाका परमेश्वर आसाका साथ हुनुहुन्थ्यो।
- 10 आसा अनि ती मानिसहरू यरूशलेममा आसाका शासनकालको पन्ध्रौं वर्षको तेस्रो महीनामा एकत्रित भए।
- 11 त्यस समय तिनीहरूले 700 गोठहरू, 7,000 भेडा अनि बाख्राहरू परमप्रभुलाई बलि चढाए। आसाका सेनाले ती पशुहरू र अन्य मूल्यवान वस्तुहरू आफ्ना शत्रुहरूबाट लिएका थिए।
- 12 तब तिनीहरूले आफ्ना सम्पूर्ण हृदय अनि आफ्ना सम्पूर्ण आत्मा द्वारा परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्ने करार गरे। उहाँ तिनीहरूका पुर्खाहरूले सेवा गरेका परमेश्वर हुनुहुन्छ।
- 13 कुनै पनि व्यक्ति जसले परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्न अस्वीकार गर्थे त्यसलाई मारिन्थ्यो। यसको केही महत्त्व थिएन त्यो व्यक्ति मुख्य होस वा साधारण होस, यदि त्यो व्यक्ति पुरुष होस वा स्त्री होस।
- 14 तब आसा अनि मानिसहरूले परमप्रभु प्रति शपथ लिए। तिनीहरू उच्च आवाजमा कराए। तिनीहरूले तुरही र नरसिङ्गाहरू पनि बजाए।
- 15 यहूदाका सबै मानिसहरू शपथबारे खुशी थिए। किनभने तिनीहरूले आफ्ना हृदयबाट प्रतिज्ञा गरेका थिए। तिनीहरूले आफ्ना सम्पूर्ण हृदयले परमेश्वरको अनुसरण गरे। तिनीहरूले परमेश्वरलाई खोजे अनि उहाँलाई पाए। यसरी परमप्रभुले सबै देशमा तिनीहरूलाई शान्ति प्रदान गर्नु भयो।
- 16 राजा आसाले आफ्नी आमा माकालाई पनि राजमाताको पदबाट हटाए। आसाले यसो गरे, किनभने तिनले अशेरा देवीको सम्मानमा ती भयानक स्तम्भहरू मध्ये एक स्तम्भ खडा गरेकी थिइन्। आसाले त्यो अशेरा-स्तम्भ काटेर त्यसलाई सा-साना टुक्रा पारिदिए। त्यसपछि तिनले ती टुक्राहरूलाई किट्टोन बैसीमा जलाइदिए।
- 17 उच्च स्थानहरू इस्राएलबाट हटाइएन, तर आशाको हृदय आसाको जीवनकाल भरि परमप्रभु प्रति विश्वसनीय रह्यो।
- 18 अनि आसाले सुन र चाँदीले बनिएका पवित्र उपहारहरू जो तिनी अनि तिनका पिताले अर्पण गरेका थिए ती सबै परमेश्वरको मन्दिरमा राखे।
- 19 आसाको पैतीस वर्ष सम्मको शासनमा अरू कुनै युद्ध भएन।

16

आसाका अन्तिम वर्षहरू

- 1 आसाका राज्य कालका छत्तीसौं वर्षमा बाशाले यहूदा देश माथि आक्रमण गरे। बाशा इस्राएलका राजा थिए। तिनी रामा शहरमा गए अनि त्यसलाई किल्लाको रूप दिए। बासाले रामा शहरलाई यहूदाका राजा आसा कहाँ मानिसहरूलाई आउँन जानबाट रोक्नका निम्ति एक स्थानको रूपमा प्रयोग गरे।
- 2 आसाले परमप्रभुको मन्दिरको भाण्डार गृहहरूमा भएका सुन अनि चाँदी निकाले। तिनले राज भवनबाट सुन अनि चाँदी निकाले। तब आसाले बेन-हदद कहाँ संन्देश बाहक पठाए। बेनहदद अरामका राजा थिए, अनि तिनी दमशक शहरमा बस्दथे। आसाको संन्देश थियो।
- 3 “बेनहदद, तिमी अनि म माझ एक सन्धि होस। हामी यसलाई तपाईंका पिता अनि मेरा पिताले गरेका सन्धि जस्तै तुल्याऔं। हेर्नुहोस, म तपाईं कहाँ सुन अनि चाँदी पठाउँदै छु। अब, बाशा, इस्राएलका राजा सँगको तपाईंको सन्धि भङ्ग गरी दिनुहोस जसद्वारा तिनले मलाई एकलौ छाने छन अनि मलाई दिकदारी दिन बन्द गर्ने छन।”
- 4 बेनहदद राजा आसासँग सहमत भए। बेनहददले आफ्ना सेनाका सेनापतिहरूलाई इस्राएलका शहरहरू माथि आक्रमण गर्न पठाए। ती सेनापतिहरूले इयोन, दान अनि अबेल-मैम शहरहरूमाथि आक्रमण गरे। तिनीहरूले नालाका इलाकामा भएका सबै शहरहरू माथि पनि आक्रमण गरे जहाँ खाद्य-वस्तु संग्रह गरिएको थिए।
- 5 बाशाले इस्राएलका शहरहरू माथि आक्रमण भएको कुरा सुने। यसर्थ तिनले रामा शहरलाई किल्लाको रूपमा निर्माण गर्ने काम रोके। तिनले तिनको काम बन्द गरिदिए।
- 6 तब राजा आसाले यहूदाका सबै मानिसहरूलाई एकत्रित बोलाए। तिनीहरू रामा शहरमा गए हुँड्या अनि काठहरू लगे जो बाशाले किल्ला बनाउनमा प्रयोग गरेका थिए। आसा र यहूदाका मानिसहरूले ती हुँड्या अनि काठहरू गेबा अनि मिस्या शहरहरूलाई अधिक सदुद्द तुल्याउनमा प्रयोग गरे।

7 त्यसबेला दश्रीं हनानी यहदाका राजा आसा कहौं आए। हनानीले तिनलाई भने, “आसा तिमीलाई सहायता गरोस् भनी तिमी अरामका राजा माथि भर पर्यौं। परमप्रभु तिमा प्रमेश्वर माथि भर परेनौं। तिमी परमप्रभु माथि भरपर्नु पर्ने थियो। तर तिमी सहायताका निम्ति परमप्रभु माथि भर नपरेको हुनाले राजा अरामका सैनिकहरू तिमीबाट उम्किए।

8 कृशीहरू अनि ल्वीहरूको अत्यन्त विशाल, शक्तिशाली सेना थिए। तिनीहरूसित अनेक रथ अनि सारथिहरू थिए। तर आसा त्यो विशाल शक्तिशाली सेनालाई परास्त गर्न सहायताका निम्ति तिमी परमप्रभु माथि भर पर्यौं अनि परमप्रभुले तिमीलाई तिनीहरूलाई परास्त पार्न दिनु भयो।

9 परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेँदै नजर राख्नुहुन्छ जो उहाँ प्रति विस्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मुर्खता पूर्ण काम गर्थौं। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”

10 आसा हनानी सित उनले भनेका कुरामा क्रोधित भए। आसा यति पागल भए कि तिनले हनानीलाई कैदखानामा बन्द गरिदिए। आसा त्यस बेला कोही मानिसहरूसित नीच र कठोरता पूर्वक व्यवहार गर्थे।

11 आसाले शुरू देखि अन्तसम्म गरेका कुराहरू यहदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।

12 आसा राजा भएको उन्चालीस वर्षमा खुट्टा कुहने रोगले ग्रस्त भए। तिनको रोग अत्यन्त नराम्रो थियो तर पनि तिनले परमप्रभुबाट सहायता खोजेनन्। आसाले वैधहरूको सहायता खोजे।

13 आफ्नो राज्य कालको एकचालीसौं वर्षमा आसाको मृत्यु भयो अनि उनका पिता-पुत्राहरूसित गाडिए।

14 मानिसहरूले आसालाई तिनकै चिहानामा गाडि दिए जो तिनी आफैले दाऊदका शहरमा बनाएका थिए। मानिसहरूले तिनलाई पलङ्गामा सुताए जो मसालाहरू अनि विभिन्न प्रकारका मिस्रित सुगन्धित पदार्थहरू द्वारा भरिएको थियो। मानिसहरूले आसाका सम्मानका निम्ति विशाल आगो बाले।

17

यहोशापात यहदाका राजा

1 यहोशापात आसाका स्थानमा यहदाका नयाँ राजा भए। यहोशापात आसाका छोरा थिए। यहोशापातले यहदालाई शक्तिशाली तुल्याए जसमा कि तिनीहरू इस्राएलको विरुद्ध लडन सक्न।

2 तिनले सैनिकहरूका दलहरू यहदाका सबै शहरहरूका किल्लाहरूमा राखे। यहोशापातले यहदामा अनि तिनका पिता आशाले अधिकारमा लिएका एषैमका शहरहरूमा सैनिकहरूको किल्ला समूह लगाए।

3 परमप्रभु यहोशापातका साथ हुनुहुन्थ्यो किनभने यहोशापातले यौवन कालमा आफ्ना पुर्खा दाऊदले गरेका अमल कुराहरू गरेका थिए। यहोशापातले बाल मूर्तिहरूको अनुसरण गरेनन्।

4 यहोशापातले तिनका पुर्खाहरूले अनुसरण गरेका परमेश्वरलाई खोजे। तिनले परमेश्वरका आदेशहरू पालन गरे तिनी इस्राएलका मानिसहरू बसेका तरिकाले बसेनन्।

5 परमप्रभुले यहोशापातलाई यहदाका शक्तिशाली राजा बनाउनु भयो। यहदाका सबै मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याउँथे। यसर्थ यहोशापातसित प्रशस्त धन सम्पत्ति अनि सम्मान थियो।

6 यहोशापातको हृदयले परमप्रभुको तरिकामा आनन्द प्राप्त गरे। तिनले उच्च स्थानहरू अनि अशेरा-स्तम्भहरू यहदा देशबाट बाहिर निकालि दिए।

7 यहोशापातले आफ्ना प्रमुखहरूलाई उपदेश दिनका निम्ति यहदाका शहरहरूमा पठाए। यहोशापातको शासनको तेस्रो वर्षमा यस्तो भयो। ती प्रमुखहरू बेनहेल, ओबदियाह, जकर्याह, नतनेल अनि मीकायाह थिए। यहोशापातले यी प्रमुखहरू सित लेवीहरूलाई पनि पठाए।

8 ती लेवीहरू शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह तोबियाह अनि तोब-अदोनियाह थिए। यहोशापातले एलीशामा र योराम पूजाहारीहरू पनि पठाए।

9 ती प्रमुखहरू, लेवीहरू अनि पूजाहारीहरूले यहदामा मानिसहरूलाई शिक्षा दिए। तिनीहरू सित परमप्रभुको व्यवस्थाहरूको पुस्तक थियो। तिनीहरू यहदाका सबै शहरहरूमा गए अनि मानिसहरूलाई शिक्षा दिए।

10 यहदा नजिकका राष्ट्रहरू परमप्रभु सित भयभीत थिए। त्यसै कारणले गर्दा तिनीहरूले यहोशापात विरुद्ध युद्ध शुरू गरेनन्।

11 केही पलिशती मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याए। तिनीहरूले यहोशापात कहौं चाँदी पनि ल्याए किनभने तिनीहरू जान्दथे उनी अत्यन्त शक्तिशाली राजा हुन्। केही अरबी मानिसहरूले यहोशापात कहौं पशुहरूका बथानहरूपनि ल्याए। तिनीहरूले 7,700 भेडाहरू अनि 7,700 बाख्राहरू तिनी कहौं ल्याए।

12 यहोशापात अधिक भन्दा अधिक शक्तिशाली भए। तिनले यहदा देशमा किल्लाहरू अनि भण्डार शहरहरू निर्माण गरे।

13 तिनले भण्डार शहरहरूमा अनेक आपुतिहरू राखे। अनि यहोशापातले यरूशलेममा प्रशिक्षित सैनिकहरू राखे।

14 ती सैनिकहरू तिनीहरूका परिवार समूहमा सूची बद्ध थिए। यरूशलेमका ती सैनिकहरूको सूची यो हो:

यहदाका कुल समूहका सेनाध्यक्षहरू यी थिए:

अदना 3,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए।

15 योहोहानान 2,80,000 सैनिकहरूका सेनाध्यक्ष थिए।

16 अमस्याह 2,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए। अमस्याह जिक्रीका छोरा थिए। अमस्याह परमप्रभुको सेवामा आफूलाई अर्पण गर्नमा खुशी थिए।

17 बिन्यामीनका कुल समूहका सेनाध्यक्षहरू यी थिए:

एल्यादाका 2,00,000 सैनिकहरू थिए जसले धनु, काँठ अनि ढालहरू चलाउँथे। एल्यादा अत्यन्त साहसी सैनिक थिए।

18 यहोसापात 1,80,000 मानिसहरूका अगुवा थिए जो युद्धका निम्ति तयार थिए।

19 ती सबै सैनिकहरू राजा यहोशापातका सेवा गर्थे। राजाका अन्य मानिसहरू पनि पूरा यहदा देशका किल्लाहरूमा थिए।

18

मीकायाले राजा आहाबलाई चेताउनी दिन्छन्

1 यहोशापात सित प्रशस्त धन-सम्पत्ति अनि सम्मान थियो। उसले आहाबसित उसको परिवारालाई विवाह गरेर सन्धि गरेका थिए।

2 केही वर्ष पछि, यहोशापात आहाब सित भेट गर्न सामरिया शहरमा गए। आहाबले यहोशापात अनि तिनी सित भएका मानिसहरूका निम्ति धेरै भेडा अनि गाईहरू बलि चढाए। आहाबले रामोत गिलाद शहर माथि आक्रमण गर्न यहोशापातलाई उसाहित तुल्याए।

3 आहाबले यहोशापातलाई भने, “तपाईं म सित रामोत गिलाद माथि आक्रमण गर्न जानु हुन्छ?” आहाब इस्राएलका राजा थिए अनि यहोशापात यहदाका राजा थिए। यहोशापातले आहाबलाई उत्तर दिए, “म तपाईं जस्तै हुँ अनि मेरा मानिसहरू तपाईंका मानिसहरू जस्तै हुन्। हामी युद्धमा तपाईंको साथ दिनेछौं।”

4 यहोशापातले आहाबलाई यो पनि भने, “तर पहिला हामी परमप्रभुबाट संदेश प्राप्त गरौं।”

5 यसर्थ राजा आहाबले अगमवक्ताहरू एकत्रित गरे 400 मानिसहरू। आहाबले तिनीहरूलाई भने, “हामी रामोत गिलाद शहरको विरुद्ध लडाईं गर्न जाऊं कि नजाऊं?”

अगमवक्ताहरूले आहाबलाई उत्तर दिए, “जानुहोस्, किनभने परमेश्वरले तपाईंलाई रामोत-गिलादलाई परास्त गर्न दिनु हुनेछ।”

6 तर यहोशापातले भने, “के यहाँ परमप्रभुको अगमवक्ता कोही छन्? हामीले परमप्रभुलाई उहाँका एक अगमवक्ताद्वारा याचना गर्न आवश्यक छ।”

7 तब राजा आहाबले यहोशापातलाई भने, “यहाँ अन्न पनि एक व्यक्ति छ। हामी तिनीद्वारा परमप्रभुसित सोध्न सक्छौं। तर म यो मान्छेलाई घृणा गर्छु, किनभने परमप्रभुबाट मेरो बारेमा तिनीसित असल संदेश कहिल्यै हुँदैन। तिनीसित मेरा निम्ति सदैव नराम्रो संदेश हुन्छ। त्यो मान्छेको नाउँ मीकाया हो। तिनी यिम्लाका छोरा हुन्।”

तर यहोशापातले भने, “आहाब, तपाईंले त्यसो भन्नु हुँदैन।”

8 तब राजा आहाबले आफ्ना एक अधिकारीलाई बोलाए र भने, “चाँडो गर, यिम्लाका छोरा मीकायालाई यहाँ ल्याऊ।”

9 आहाब इस्राएलका राजा अनि यहोशापात यहदाका राजाले आफ्ना राज-पोशाक लगाएका थिए। तिनीहरू सामरिया शहरको सामुनेको द्वारको नजिक ढिक्रीमा आफ्ना सिंहासनमा बसेका थिए। ती 400 जना अगमवक्ताहरू दुई राजाहरूका सामुने आफ्ना संदेश भनीरहेका थिए।

10 सिदकियाह केनान नाउँका व्यक्तिका छोरा थिए। सिदकियाहले फलामका केही सीङ्गहरू बनाएका थिए। सिदकियाहले भने, “यही हो जो परमप्रभुले भन्नु हुन्छ: ‘तपाईंहरूले यी फलामका सीङ्गहरू अरामी मानिसहरूलाई तिनीहरू ध्वंस नहुञ्जेल घोचनलाई प्रयोग गर्नु हुनेछ।’”

11 सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरूले भने, “रामोत गिलाद शहरमा जानु होस्। तपाईंहरूले सफलता पाउनु हुनेछ अनि जित्न हुनेछ। परमप्रभुले राजालाई अरामी मानिसहरूलाई परास्त पार्न दिनु हुनेछ।”

12 मीकायालाई लिन गएका संदेश वाहकले तिनलाई भने, “मीकाया, सुन, सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरू राजाले सफलता प्राप्त गर्नु हुनेछ भनी भन्दै छन्। यसर्थ तिनीहरूले जे भन्दै छन् त्यही कुरा भन। तिमीले पनि राम्रो कुरा भन।”

13 तर मीकायाले भने, “परमप्रभु जीवित हुनुहुन्छ भन्ने कुरा सत्य भएझैं म त्यही मात्र भन्न सक्छु जो मेरा परमेश्वरले भन्नु हुन्छ।”

14 तब मीकाया राजा आहाब कहाँ आए। राजाले तिनलाई भने, “मीकाया युद्ध गर्नका निम्ति हामी रामोत-गिलाद शहर जानु कि नजाऊं?” मीकायाले उत्तर दिए, “जानु होस् अनि आक्रमण गर्नु होस्। परमेश्वरले तपाईंलाई ती मानिसहरूमाथि परास्त गर्न दिनु हुनेछ।”

15 राजा आहाबले मीकायालाई भने, “धेरै पल्ट मैले तिमीलाई परमप्रभुको नाउँमा मलाई सत्य मात्र भन भनी प्रतिज्ञा गराएको थिएँ।”

16 तब मीकायाले भने, “मैले इस्राएलका सबै मानिसहरूलाई पर्वतहरूमा छरिएका देखे। तिनीहरू गोठाला बिनाका भेडाहरू जस्तै थिए। परमप्रभुले भन्नुभयो, ‘तिनीहरूका कुनै अगुवा छैन। प्रत्येक व्यक्तिलाई सकृशल घर फर्किन देऊ।’”

17 आहाब, इस्राएलका राजाले यहोशापातलाई भने, “मैले तपाईंलाई भनेको थिएँ कि मीकायासित परमप्रभुबाट मेरो बारेमा राम्रो संदेश हुँदैन। तिनीसित मेरो बारेमा नराम्रो संदेश मात्र हुन्छ।”

18 मीकायाले भने, “परमप्रभुको संदेश सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा बस्न भएको देखे। स्वर्गका सम्पूर्ण सेनाहरू उहाँका वरिपरि उभिएका थिए, कोही उहाँका देब्रेतिर कोही उहाँको दाहिनेतिर।

19 परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबहरूलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिये विभिन्न आत्माहरूले भिन्न भिन्न कुराहरू भने।

20 तब एटा आत्मा आए अनि परमप्रभुको सामुने अभिए। त्यो आत्माले भने, ‘आहाबलाई म छल गर्ने छु।’ परमप्रभुले त्यो आत्मालाई सोध्नु भयो, ‘कसरी?’

21 त्यो आत्माले उत्तर दिए, ‘म बाहिर जान्छु अनि आहाबका अगमवक्ताहरूका मुखमा झूठो बोल्ने आत्मा हुनेछ।’ अनि परमप्रभुले भन्नुभयो, ‘तँ आहाबलाई छल गर्नमा सफल हुनेछस्। यसर्थ बाहिर जा अनि यसै गर।’”

22 “अब हेर आहाब, परमप्रभुले तपाईंका अगमवक्ताहरूको मुखमा झूठो बोल्ने आत्मा हालिदितु भएको छ। परमप्रभुले तपाईंलाई नराम्रो हुनेछ भनी भन्नु भएको छ।”

23 त्यसपछि सिदकियाह मीकाया भएकहाँ गए अनि अनुहारमा हिकाइदिए। सिदकियाहका पिताको नाउँ केनान थियो। सिदकियाहले भने, “मीकाया, परमप्रभुका आत्मा कुन बाटो गयो जब त्यो तँसित कुरागर्न म देखि गयो?”

24 मीकायाले उत्तर दिए, “सिदकियाह तिमी भित्रको एक कोठामा लुक्न गएको दिन तिमीले थाहा पाउनेछौं।”

25 तब राजा आहाबले भने, “मीकायालाई लैजाऊ अनि त्यसलाई शहरका प्रशासक आमोन अनि राजाका छोरा योआशकहाँ पठाई देऊ।

26 आमोन अनि योआशलाई भन, ‘राजा यो भन्नुहुन्छ: मीकायालाई कैदखानामा हालिदेऊ। उसलाई केही नदेऊ खाली एटा कैदीहरूलाई दिने रोटी र पानी बाहेक जबसम्म म युद्धबाट सुरक्षा सित फर्केर आउँदिन।’”

27 मीकायाले उत्तर दिए, “आहाब, यदि तपाईं युद्धबाट सुरक्षा सित फर्किएर आउनु भयो भने तब परमप्रभु म द्वारा बोल्नु भएको होइन।” उनले भने सबै तिमी मानिसहरू पनि मेरो कुरा सुन।

रामोत-गिलादमा आहाब मारिए

28 यसर्थ इस्राएलका राजा आहाब अनि यहदाका राजा यहोशापातले रामोत-गिलाद शहर माथि आक्रमण गरे।

29 राजा आहाबले यहोशापातलाई भने, “म लडाईंमा जानुको अघि आफ्नो रूप परिवर्तन गर्छु। तर तपाईं तपाईंको आफ्नै राज बन्न लगाउनु होस्।” यसर्थ आहाब इस्राएलका राजाले आफ्नो रूप परिवर्तन गरे अनि दुई राजाहरू युद्धमा गए।

30 अरामका राजाले आफ्ना रथका सेनापतिहरूलाई आदेशदिए। तिनले तिनीहरूलाई भने, “कुनै व्यक्ति सित नलड चाहे जतिकै महान वा तुच्छ होस्। तर आहाब, इस्राएलका राजासित मात्र युद्ध गर।”

31 जब रथका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले ठाने, “त्यहाँ इस्राएलका राजा आहाब छन्।” तिनलाई आक्रमण गर्न तिनीहरू यहोशापात तिर फर्के। तर यहोशापात करार अनि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। परमेश्वरले रथका सेनापतिहरूलाई यहोशापात देखि टाढा हुन दिनु भयो।

32 जब तिनीहरूले देखे कि यहोशापात इस्राएलका राजा होइनन् तब तिनीहरूले तिनलाई खेदु छाडे।

33 तर एक सैनिकले केही कुरामा लक्ष्य नगरी आफ्ना धनुबाट एक काँड हाने। त्यो काँडले आहाब, इस्राएलका राजालाई लाग्यो। त्यसले आहाबको कवचको खुल्ला भागमा लाग्यो। आहाबले आफ्ना रथका साराथिलाई भने, “धूम, अनि मलाई युद्धबाट बाहिर लैजाऊ। मलाई चोट लाग्यो।”

34 त्यस दिन अत्यन्त भिषण युद्ध भयो। आहाब आफैँ उसको रथमा उभिए अनि सौँझसम्म अरामीहरूको सामना गरिरहे। तब सूर्यास्त हुँदा, आहाबको मृत्यु भयो।

19

- 1 यहूदाका राजा यहोशापात कुशलै आफ्ना घर यरूशलेममा फर्किए आए।
- 2 दशौँ यहू यहोशापातलाई भेट्न आए। यहूका पिताको नाउँ हनानी थियो। यहूले राजा यहोशापातलाई भने, “किन तपाईंले नराम्रा मानिसहरूलाई सहायता गर्नु भयो? किन तपाईंले ती मानिसहरूलाई प्रेम गर्नु हुन्छ जो परमप्रभुलाई घृणा गर्छन्? परमप्रभु तपाईं सित क्रोधित हुनु भएको कारण त्यही हो।
- 3 तर तपाईंको जीवनमा केही असल कुराहरू छन्। तपाईंले अशेरा-स्तम्भहरू यो देशबाट हटाउनु भयो, अनि तपाईंले तपाईंको हृदयबाट परमेश्वरको अनुसरण गर्ने निश्चय गर्नु भयो।”

यहोशापातले न्यायकर्ताहरू चुने

- 4 यहोशापात यरूशलेममा बस्थे। उनी मानिसहरूसित रहन बेशेबा शहर देखि लिएर एरैमको पहाडी देशसम्म गए। यहोशापातले तिनीहरूलाई तिनीहरूका पिता-पुर्खाहरूले अनुसरण गरेका परमप्रभु परमेश्वर तर्फ फर्काएर ल्याए।
- 5 यहोशापातले यहूदामा न्यायकर्ताहरू चुने। तिनले न्यायकर्ताहरू यहूदाका प्रत्येक किल्लामा रहनका निम्ति चुने।
- 6 योशापातले ती न्यायकर्ताहरूलाई भने, “तपाईंहरू जे गर्नुहुन्छ त्यसमा होशियार हुनुहोस्, किनभने तपाईंहरूले मानिसहरूका निम्ति न्याय गरिरहनु भएको होईन तर परमप्रभुको निम्ति न्याय गर्नु हुँदछ। परमप्रभु तपाईंहरूसित हुनुहुन्छ जब तपाईंले केही निर्णय गर्नुहुन्छ।
- 7 अब तपाईंहरू प्रत्येक परमप्रभुसित डराउनु पर्छ। तपाईंहरूले जे गर्नु हुन्छ सावधान हुनुहोस् किनभने परमप्रभु हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ। परमप्रभुले कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिलाई भन्दा अधिक महत्वपूर्ण ठानेर व्यवहार गर्नु हुन्छ। अनि उहाँ आफ्ना निर्णय बदली गर्नको निम्ति धन स्वीकार गर्नु हुन्छ।”
- 8 अनि यरूशलेममा, यहोशापातले केही लेवीहरू, पूजाहारीहरू अनि इस्राएली परिवारहरूका अगुवाहरूलाई न्यायकर्ता हुन चुने। मानिसहरूले यरूशलेममा बस्ने मानिसहरूका समयाहरू समाधान गर्नका निम्ति परमप्रभुको नियम प्रयोग गर्नु पर्ने थियो। तब तिनीहरू यरूशलेममा फर्केर आए।
- 9 यहोशापातले तिनीहरूलाई आदेश दिए। यहोशापातले भने, “तपाईंहरूले सम्पूर्णहृदयले विश्वसनीय रूपले सेवा गर्नु पर्छ। तपाईंहरू परमप्रभुसित डराउनु पर्छ।
- 10 तपाईंहरूले हत्या, नियम, आदेश, विधि वा केही अन्य नियमको बारेमा मुद्दा पाउनु हुनेछ। यी सबै मुद्दाहरू तपाईंहरूका शहरहरू तिर बस्ने तपाईंका भाइहरूबाट आउने छन्। तिमीहरूले मानिसहरूलाई चेताउनी दिनु पर्छ। तिम्रा सबै मुद्दाहरूको शिक्षाहरू पालन गर्नु पर्छ। नत्रभने तिनीहरू परमेश्वरको सामुन्ने दोषी हुनेछन्। यदि तिमीहरूले विश्वासयोग्य भएर सेवा गर्दैनौ भने परमप्रभु तिमीहरू अनि तिमीहरूको दाज्यू-भाइहरूसित क्रोधित हुनुहुनेछ। यस्तो गर्नुहोस् तब तपाईंहरू दोषी हुनुहुने छैन।
- 11 “अमर्याह मुख्य पूजाहारी हुन। तिनी परमप्रभु सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। अनि जबदियाह राजा सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। जबदियाहका पिताको नाउँ इश्माएल हो। जबदियाह यहूदा कुल समूहका एक प्रमुख हुन्। लेवीहरूले पनि तपाईंहरूको निम्ति लेखापालको रूपमा सेवा गर्ने छन्। तपाईंहरूले गर्ने सबै काममा साहस गर्नु होस्। परमप्रभु तिनीहरूसाथ रहन् जसले त्यही गर्छ जे उचितछ।”

20

यहोशापातले युद्धको सामना गर्छन्

- 1 पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए।
- 2 केही मानिसहरू आए अनि यहोशापातलाई भने, “एदोमबाट एक विशाल सेना तपाईंको विरुद्ध आउँदछ। तिनीहरू खारा समुद्रको पल्लो छेउबाट आउँदछन्। तिनीहरू हसासोन-तामारामा आइसकेका छन्।” (हसासोन-तामारालाई एन-गदी पनि भनिन्छ।)
- 3 यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे।
- 4 यहूदाका मानिसहरू परमप्रभुसित सहायताको याचना गर्न एक साथ भेला भए। तिनीहरू यहूदाका सबै शहरहरूबाट परमप्रभुलाई सहायता माग्न आए।
- 5 यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए।
- 6 तिनले भने,

“हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं स्वर्गमा परमेश्वर हुनुहुन्छ। तपाईंले सबै राष्ट्रहरूका सबै देशहरूमाथि शासन गर्नु हुन्छ। तपाईंसित शक्ति अनि बल छन्। कुनै व्यक्ति तपाईंको विरुद्ध उठ्न सक्तैन।

- 7 तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंले यो देशमा बस्ने मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तपाईंले तपाईंका इस्राएली मानिसहरूका सामुन्ने यो काम गर्नु भयो। तपाईंले यो देश सदाको निम्ति अब्राहामका सन्तानहरूलाई दिनु भयो। अब्राहाम तपाईंका मित्र थिए।
- 8 अब्राहामका सन्तानहरू यो देशमा बस्थे अनि तिनीहरूले तपाईंको नाउँमा एउटा मन्दिर निर्माण गरे।
- 9 तिनीहरूले भने, “यदि हामी माथि कष्ट आइपरे अर्थात् तरवार, दण्ड, रोग वा अनिकाल, हामी यो मन्दिरको सामुन्ने अनि तपाईंको सामुन्ने उभिने छौं। तपाईंको नाउँ यो मन्दिरमा छ। हामी तपाईंलाई पुकार्ने छौं जब हामी कष्टमा पर्छौं। त्यसबेला तपाईंले हाम्रो बिन्ती सुनिदिनु हुनेछ अनि हामीलाई बचाउनु हुनेछ।”
- 10 “तर अहिले, अम्मोन, मोआब अनि सेईर पर्वतका मानिसहरू यहाँ आएका छन्। तपाईंले त्यस बेला इस्राएलका मानिसहरूलाई तिनीहरूको देशमा जानिदनुभएन जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए। यसर्थ इस्राएलका मानिसहरू फर्किएका थिए अनि ती मानिसहरूलाई ध्वंस गरेका थिएनन्।
- 11 तर हेर्नुहोस् तिनीहरूलाई ध्वंस नगरेकोमा ती मानिसहरूले हामीलाई कस्तो प्रकारको पुरस्कार दिए। तिनीहरू हामीलाई तपाईंको भूमिदेखि निकाल्न बाध्य तुल्याउन आएका छन्। तपाईंले यो भूमि हामीलाई दिनु भयो।
- 12 हाम्रा परमेश्वर, तिनीहरूलाई दण्ड दिनु होस्। यो विशाल सेनाको विरुद्ध हाम्रो केही शक्ति छैन, जो हामी विरुद्ध आउँदछन्। के गर्नु पर्ने सो हामी जान्दैनौं। त्यसै कारणले हामी सहायताका निम्ति तपाईं तिर हेर्दछौं।”

- 13 यहूदाका समस्त मानिसहरू तिनीहरूका बालकहरू, पत्नीहरू अनि छोरा-छोरीहरू परमप्रभुको सामुने उभिए।
- 14 तब परमप्रभुको आत्मा यहजीएल माथि उत्रिए। यहजीएल जकर्याहका छोरा थिए। जकर्याह बनायाहका छोरा थिए। (बनायाह यीएलका छोरा अनि यीएल मतन्याहका छोरा थिए।) यहजीएल एक लेवी अनि आसापका सन्तान थिए सभाको माँझमा।
- 15 यहजीएलले भने, “मेरो कुरा सुनुहोस् राजा यहोशापात, यहूदा अनि यरूशलेममा बस्ने समस्त मानिसहरू। परमप्रभुले तपाईंलाई यसो भन्नु हुन्छ: ‘यो विशाल सेनाको बारेमा भयभीत पनि नहोऊ सुताँ पनि नगर किनभने यो युद्ध तिमीहरूको युद्ध होइन। यो परमेश्वरको युद्ध हो।’
- 16 भोलि त्यहाँ तल जाऊ अनि ती मानिसहरूसित युद्ध गर। तिनीहरू सीसको उकालो भएर माथि आउने छन्। तिमीहरूले तिनीहरूलाई यरूएल मरुभूमिको अर्को छेउमा भएको बेसीको छेउमा भेट्नेछौ।
- 17 यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउनु भएको तिमीहरूले देखेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुताँ नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरुद्ध भोलि जाऊ।”
- 18 यहोशापात तल निहरिए। तिनको शिरले भूईं छोयो। अनि यहूदाका सबै मानिसहरू र यरूशलेममा बस्ने मानिसहरू परमप्रभुको सामुने झुके। अनि तिनीहरू सबैले परमप्रभुको उपासना गरे।
- 19 कहत परिवार समूहका अनि कोह परिवार समूहका लेवीहरू इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नका निम्ति उभिए। परमप्रभुको स्तुति गर्दा तिनीहरूको आवाज एकदमै चर्को थियो।
- 20 यहोशापातका सेनाहरू बिहानै तको मरुभूमि तिर गए। तिनीहरू जसै हिडन थाले यहोशापात उठेर भने, “यहूदाका मानिसहरू अनि तिमी यरूशलेमका मानिसहरू मेरो कुरा सुन। परमप्रभु तिम्रा परमेश्वर माथि विश्वास राख अनि तब सुदृढ रहनेछौ। परमप्रभुका आगमवक्ताहरूमा विश्वास गर। तिमीहरू सफल हुनेछौ।”
- 21 यहोशापातले मानिसहरूलाई उत्साहित तुल्याए अनि निर्देशन दिए। त्यसपछि तिनले परमप्रभुका निम्ति गायकहरू चुने। ती गायकहरूलाई परमप्रभु प्रति स्तुति अर्पण गर्नलाई चुनिएका थिए किनभने उहाँ पवित्र आश्चर्यजनक हुनुहुन्छ। तिनीहरू सेनाका अधि हिडे अनि परमप्रभुको स्तुति गरे। तिनीहरूले गीत गाए,

“परमप्रभुको स्तुति गर!

किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।”

- 22 जसै ती मानिसहरूले गाउन र परमेश्वरको स्तुति गर्न शुरू गरे, परमप्रभुले अम्मोनी, मोआबी अनि सेईर पर्वतका मानिसहरू माथि गुप्त आक्रमण चलाइ दिनु भयो। ती, मानिसहरू थिए जो यहूदा माथि आक्रमण गर्न आएका थिए।
- 23 अम्मोनी अनि मोआबीहरू सेईर पर्वतबाट आएका मानिसहरूसित लड्न थाले। अम्मोनी अनि मोआबीहरूले सेईर पर्वतका मानिसहरूलाई मारे अनि नष्ट गरि दिए। सेईरका मानिसहरूलाई मारे पछि तिनीहरूले एक अर्कालाई मारे।
- 24 यहूदाका मानिसहरू मरुभूमिमा भएको पहरा राखेको किल्लामा आइपुगे। तिनीहरूले शत्रुका विशाल सेनालाई खोजे। तर तिनीहरूले केवल मृत शरीरहरू मात्र भइँतिर लडिरहेका देखे। कोही पनि जीवित थिएनन्।
- 25 यहोशापात अनि तिनका सेना ती शरीरहरूबाट मृत्युवान चीजहरू लिन आए। तिनीहरूले अनेक पशुहरू, धन, बन्धु अनि मृत्युवान चीजहरू पाए। यहोशापात अनि उनका सेनाले ती बस्तुहरू आफ्नै निम्ति लगे। ती चीजहरू यहोशापात अनि तिनका मानिसहरूले बोक्न सक्ने भन्दा अधिक थिए। तिनीहरूले मृत शरीरहरूबाट मृत्युवान चीजहरू लानलाई तीन दिन लगाए, किनभने चीजहरू अधिक थिए।
- 26 चौथो दिनमा यहोशापात अनि तिनका सेनाले बराका उपत्यकामा भेट गरे। तिनीहरूले त्यस स्थानमा परमप्रभुको स्तुति गरे। त्यसै कारणले मानिसहरूले त्यस स्थानलाई आज पनि “बराका बेसी” भन्छन्।
- 27 त्यसपछि यहोशापातले यहूदा अनि यरूशलेमका मानिसहरूलाई यरूशलेममा फर्काएर ल्याए। परमप्रभुले तिनीहरूलाई अत्यन्त खुशी तुल्याउनु भयो। किनभने तिनीहरूका शत्रुहरू परास्त भए।
- 28 तिनीहरू वीणा, सारङ्गी अनि तुरहीहरू सहित यरूशलेम आए अनि परमप्रभुको मन्दिरमा गए।
- 29 सबै नजिकका राज्यहरू परमप्रभु देखी भयभीत भएर डराए किनभने तिनीहरूले सुने कि इस्राएलका शत्रुहरूको विरुद्ध परमप्रभु आफैँ लड्नु भएको थियो।
- 30 त्यसै कारणले गर्दा यहोशापातका राज्यमा शान्ति थियो। यहोशापातका परमेश्वरले तिनलाई तिनका चारै तिर शान्ति प्रदान गर्नु भयो।

यहोशापातको शासनको अन्त

- 31 यहोशापातले यहूदादेश माथि शासन गरे। यहोशापात पैतृस वर्षका थिए जब तिनले शासन गर्न शुरू गरे। तिनले पच्चीस वर्षसम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ अज्बा थियो। अज्बा शिलीकी छोरी थिइन्।
- 32 यहोशापातले ठीक प्रकारले आफ्ना पिता आसाले जस्तै जीवन जिए। यहोशापातले आसाको तरिका अनुसरण गर्न छोडेनन्। यहोशापातले परमप्रभुको दृष्टिमा ठीक कार्य गरे।
- 33 तर उच्च स्थानहरूलाई हटाइएन। अनि मानिसहरूले आफ्ना हृदय आफ्ना पुर्खाहरूले अनुसरण गरेका परमेश्वरको अनुसरण गर्न देखि हटाएनन्।
- 34 यहोशापातले शुरू देखी अन्तसम्म गरेका अन्य कुराहरू हनानीका छोरा येहूका अधिकारिक उल्लेखमा लेखिएका छन्। यी कुराहरूको नकल गरेर इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा संलन गरिएका छन्।
- 35 पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहस्याहसित सन्धि गरे। अहस्याहले नम्रगो गरे।
- 36 तशीशमा जाने जहाजहरू निर्माण गर्नका निम्ति यहोशापात अहस्याहसित मिले। तिनीहरूले जहाजहरू एसोन-गेबर शहरमा बनाए।
- 37 तब एलाजार यहोशापातको विरुद्ध बोले। एलाजारका पिताको नाउँ दोदाबाहु थियो। एलाजार मरेशा शहरका थिए। तिनले भने, “यहोशापात तपाईं अहस्याहसित मिल्नु भयो, त्यसै कारणले परमप्रभुले तपाईंका कार्यहरू नष्ट गरिदिनु हुनेछ।” जहाजहरू भक्तिए, यसर्थ यहोशापात अनि अहस्याह तिनीहरूलाई तशीश पठाउन समर्थ भएनन्।

21

- 1 तब, यहोशापातको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। तिनलाई दाऊदका शहरमा गाडि दिए। योराम यहोशापातको स्थानमा नयाँ राजा भए। योराम यहोशापातका छोरा थिए।
- 2 योरामका भाइहरू अजर्याह, यहीएल, जकर्याह, अजर्याह, मीकाएल अनि शपत्याह थिए। ती व्यक्तिहरू यहोशापातका छोराहरू थिए। यहोशापात यहूदाका राजा थिए।

3 यहोशापातले आपना छोराहस्ताई चाँदीका, सुनका अनि बहुमूल्य बस्तुहरूका अनेक उपहारहरू दिए। तिनले यहदाका सुदृढ किल्लाहरू पनि तिनीहरूलाई दिए। तर यहोशापातले राज्य योरामलाई दिए किनभने योराम तिनका सबै भन्दा जेठा छोरा थिए।

योराम, यहदाका राजा

4 योरामले आफ्ना पिताका राज्य लिए अनि स्वयंमूलाई शक्तिशाली तुल्याए। त्यसपछि तिनले आफ्ना सबै भाइहरूलाई मार्न भनी तरवारको प्रयोग गरे। तिनले इस्राएलका केही प्रमुखहरूलाई पनि मारे।

5 योराम बत्तीस वर्षका हुँदा तिनले शासन गर्न शुरू गरे। उसले आठ वर्ष यरूशलेममा शासन गरे।

6 तिनले इस्राएलका राजाहरूले बाँचेका जीवन जस्तै जीवन जिए। तिनी त्यसरी नै बाँचे जसरी आहाबका परिवार बाचेका थिए। यसो भएको कारण के हो भने योरामले आहाबकी छोरीलाई विवाह गरेर परमप्रभुको दृष्टिमा नराम्रो काम गरे।

7 तर परमप्रभुले दाऊदका परिवारलाई नष्ट गर्नु भएन किनभने परमप्रभुले दाऊदसँग करार गर्नु भएको थियो। परमप्रभुले दाऊद अनि तिनका छोरा छोरीहरूका निम्ति एक दीप सर्वदा जलाइ राख्ने वचन दिनु भएको थियो।

8 योरामको समयमा, एदोम यहदाको विरुद्ध बर्गी भए अनि यहदाका अधिकारबाट एदोम छुट्टियो। एदोमका मानिसहरूले आफ्नो लागि राजा आफै चुने।

9 यथार्थ योराम आफ्ना समस्त सेनापतिहरू अनि रथहरू सहित एदोममा गए। एदोमी सैनिकले योराम अनि तिनका रथ-सेनापतिहरूलाई घेरे। तर योरामले राती युद्ध गरेर एदोमीहरूमाथि आक्रमण गरे।

10 त्यस समय देखि अहिलेसम्म एदोम देश यहदाका विरुद्ध विद्रोही रहेको छ। लिब्ना शहरका मानिसहरू पनि योरामका विरुद्ध भए। यस्तो भयो किनभने योरामले परमप्रभु परमेश्वरलाई त्याग गरे। उहाँ योरामका पुर्खाहरूले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ।

11 योरामले यहदाका पहाडहरूमाथि उच्च स्थानहरू पनि निर्माण गरे। योरामले यरूशलेमका मानिसहरूलाई ती कामहरू गर्नबाट रोके जो परमेश्वर चाहनु हुन्थ्यो। तिनले यहदाका मानिसहरूलाई परमप्रभु देखि टाढा डोह्याए।

12 योरामले एलिया अगमवक्ताबाट एउटा सन्देश पाए। सन्देशमा यो भनिएको छ:

“परमप्रभु परमेश्वरले भन्नु भएको कुरा यस्तो छ। उहाँ तपाईंका पिता दाऊदले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ। परमप्रभु भन्नुहुन्छ, ‘योराम, तँ तेरा पिता यहोशापात जून प्रकारले बसे त्यस प्रकारले बसिन्छ। तँ त्यस प्रकारले बसिन्छ जून प्रकारले यहदाका राजा असा बसे।

13 तर तँ इस्राएलका राजाहरू जस्तै जिद्दसँगै यहदा अनि यरूशलेमका मानिसहरूलाई, परमेश्वर देखि अविश्वासीहरू हुने कारण बनाईस। आहाब अनि तिनका परिवारले त्यसै गरे। तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। तैले तेरो भाइहरूलाई मारिस। जो तँ भन्दा असल थिए।

14 यसकारण अब परमप्रभुले चाँडै तेरा मानिसहरूलाई अधिक दण्डबाट दण्डित तुल्याउने छन्। परमप्रभुले तेरा छोरा-छोरी, पत्नीहरू अनि तेरा सबै सम्पत्तिलाई दण्ड दिनु हुनेछ।

15 तँलाई पेटको भयानक रोग लाग्ने छ। त्यो हरेक दिन झन-झन नराम्रो हुनेछ। त्यसपछि तेरो भयानक रोगको कारणले आन्द्रा भुँडी बाहिर निस्कनेछ।”

16 परमप्रभुले कुशी मानिसहरूका छेउ छाउमा बसे पलिशती अनि आरबी मानिसहरूलाई योराम प्रति क्रोधित तुल्याइ दिनु भयो।

17 ती मानिसहरूलाई यहदा देश माथि आक्रमण गरे। तिनीहरूले राजमहलका सबै सम्पत्तिहरू अनि योरामका छोराहरू एवं पत्नीहरू लगे। योरामका कान्छा छोरा मात्र छोडिए। योरामका कान्छा छोराको नाउँ यहोआहज^{*} थियो।

18 ती घटनाहरू घटे पछि परमप्रभुले योरामको भुँडीमा यस्तो रोग उत्पन्न गरिदिनु भयो जसलाई निको पार्न सकिँदैन थियो।

19 तब दुइ वर्ष पछि रोगको कारणले योरामको आन्द्रा-भुँडी बाहिर निकलियो। तिनी नराम्रो पीढाले मरे। मानिसहरूले योराम प्रति सम्मान जनाउन तिनका पिताको सम्मानको निम्ति जस्तै विशाल ज्योति बालेनन्।

20 योराम बत्तीस वर्षका थिए जब तिनी राजा भए। तिनले आठवर्षसम्म यरूशलेममा शासनगरे। जब योरामको मृत्यु भयो तब कुनै व्यक्ति दुःखित भएनन्। मानिसहरूले योरामलाई दाऊदको शहरमा गाडे, तर राजाहरूलाई गाडिने चिहानमा होइन।

22

अहज्याह यहदाका राजा

1 यरूशलेमका मानिसहरूले अहज्याहलाई योरामको स्थानमा नाँयाँ राजा चुने। अहज्याह योरामका कान्छा छोरा थिए। योरामको छाउनीमा आक्रमण गर्न आउने अरबी मानिसहरूसित आएका मानिसहरूले योरामका सबै ठूला छोराहरू मारि दिएका थिए। यथार्थ अहज्याहले यहदामा शासन गर्न थाले।

2 अहज्याह 22 वर्षका थिए जब तिनले शासन चलाउन शुरू गरे। अहज्याहले यरूशलेममा एक वर्ष शासन गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। अतल्याहका पिताको नाउँ ओम्री थियो।

3 अहज्याह पनि आहाबका परिवार बस्ने प्रकारले बसे। तिनी त्यस प्रकारले बसे किनभने तिनकी आमाले तिनलाई नराम्रो कुराहरू गर्न उत्साहित तुल्याइन्।

4 अहज्याहले परमप्रभुको दृष्टिमा नराम्रो कामहरू गरे। त्यस्तै नै आहाबका परिवारले गरेका थिए। आहाबका परिवारले अहज्याहका पिताको मृत्यु भएपछि अहज्याहलाई सल्लाह दिए। तिनीहरूले अहज्याहलाई नराम्रो सल्लाह दिए। त्यही नराम्रो सल्लाहाले तिनलाई मृत्यु तर्फ डोग्यायो।

5 अहज्याहले आहाबका परिवारले तिनलाई दिएका सल्लाह अनुसरण गरे। अहज्याह राजा योराम साथ रामोत गिलाद शहर तर्फ अरामका राजा हजाएलको विरुद्ध युद्ध गर्न गए। योरामका पिताको नाउँ आहाब थियो जो इस्राएलका राजा थिए। तर अरामीहरूले योरामलाई युद्धमा घाइते तुल्याए।

6 योराम निको हुनका निम्ति यिजेरल शहर फर्की गए। तिनी रामोतमा घाइते भए जब तिनी अरामका राजा हजाएल विरुद्ध लडे। तब अहज्याह योरामसित भेट गर्न यिजेरल गए। अहज्याहका पिताको नाउँ यहदाका राजा योराम थियो। योरामका पिताको नाउँ आहाब थियो। योराम यिजेरल शहरमा थिए किनभने तिनी घाइते भएका थिए।

7 परमेश्वरले त्यसबेला अहज्याहको मृत्यु गराउनु भयो जब तिनी योरामलाई भेट्न गए। अहज्याह आइपुगे अनि योरामसित येहलाई भेट्न गए येहका पिताको नाउँ निम्शी थियो। परमप्रभुले आहाबका परिवारलाई नष्ट गर्न येहलाई चुन्नु भयो।

8 येहले आहाबका परिवारलाई दण्ड दिइरहेका थिए। येहले यहदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरू, जो अहज्याहका सेवा गर्दै थिए तिनीहरूलाई भेट्टाए। येहले यहदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरूलाई मारिदिए।

* 21:17: यहोआहज अथवा “अहज्याह।”

9 त्यसपछि येहेले अहज्याहलाई खोजे। येहका मानिसहरूले तिनलाई पके जब तिनी सामरिया शहरमा लुकेन कोशिश गरिरहेका थिए। तिनीहरूले अहज्याहलाई येहकहाँ ल्याए। तिनीहरूले अहज्याहलाई मारे अनि तिनलाई गाडिदिए। तिनीहरूले भने, “अहज्याह यहोशापातका सन्तान थिए। यहोशापातले सम्पूर्ण हृदयले परमप्रभुको अनुसरण गरे।” अहज्याहको परिवारमा कोही पनि यहूदाका राज्यलाई शासन गर्ने शक्तिशाली थिएन।

रानी अतल्याह

10 अतल्याह अहज्याहको आमा थिइन्। जब तिनले आफ्ना छोराको मृत्यु भएको देखिन् तब तिनले यहूदामा राजाका सबै छोरा-छोरीहरूलाई मारिदिइन्।

11 तर यहोशेबाले अहज्याहका छोरा योआशलाई लुगिन अनि तिनलाई लुकाइन्। यहोशेबाले योआश अनि तिनकी सुसारेलाई भित्री शयनकक्ष भित्र राखिन्। यहोशेबा राजा योरामकी छोरी थिइन्। तिनी यहोयादा की पत्नी पनि थिइन्। यहोयादा एक पूजाहारी थिए। अनि यहोशेबा अहज्याहकी बहिनी थिइन्। अतल्याहले योआशलाई मारिन् किनभने यहोशेबाले तिनलाई लुकाएकी थिइन्।

12 योआश पूजाहारीहरूसित परमेश्वरको मन्दिरमा छः वर्षसम्म लुकेर बसे। त्यस बेला अतल्याहले देशमा रानीको रूपमा शासन गरिन्।

23

पूजाहारी यहोयादा अनि राजा योआश

1 छ-वर्ष पछि यहोयादले आफ्नो योआश देखाए। तिनले सेना नायकहरूसित सन्धि गरे। ती सेना नायकहरू-यरोहामका छोरा अजर्याह, यहोहानाका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह अनि जिक्नीका छोरा एलीशापात थिए।

2 तिनीहरू यहूदाका चरित्तर गए अनि यहूदाका सबै शहरहरूबाट लेवीहरूलाई भेला गरे। तिनीहरूले इझ्राएलका परिवारहरूका प्रमुखहरूलाई पनि भेला गरे। त्यस पछि तिनीहरू यरूशलेम गए।

3 एकसाथ भेला भएका सबै मानिसहरूले राजासित परमेश्वरको मन्दिरमा करार बाँधे।

यहोयादाले ती मानिसहरूलाई भने, “राजाका छोराको शासन गर्ने छन्। त्यो यही प्रतिज्ञा हो जो परमप्रभुले दाऊदका सन्तानका बारेमा गर्नु भएको थियो।

4 अब तिमीहरूले गर्नु पर्ने यही हो: तिमीहरू मध्ये एक तिहाइ पूजाहारी अनि लेवीहरू जो विश्रामको दिनमा काममा जान्छन्, तिनीहरूले द्वारहरूको रक्षा गर्ने छन्।

5 अनि तिमीहरू मध्ये एक-तिहाइ राज महलमा रहने छौ। अनि तिमीहरू मध्ये एक-तिहाइ घडेरी-द्वारमा रहने छौ। तर सबै अन्य मानिसहरू परमप्रभुको मन्दिरको आँगनमा बस्नु पर्ने छ।

6 कुनै पनि मानिसलाई परमप्रभुको मन्दिर भित्र आउन नदिनु। केवल पूजाहारी अनि लेवीहरू, जो सेवा गर्छन्, तिनीहरूलाई मन्दिर भित्र आउने अनुमति छ, किनभने तिनीहरू पवित्र छन्। तर अन्य सबै मानिसहरूले तिनीहरूलाई परमप्रभुले दिनु भएको काम गर्नु पर्छ।

7 लेवीहरू राजाको समीपमा बस्नु पर्छ। हेरक मानिससँग आफ्नो तरवार हुनु पर्छ। यदि कोही व्यक्ति मन्दिर भित्र पस्ने चेष्टा गर्छ भने त्यस व्यक्तिलाई मारि दिनु। तिनी जहाँ कही गए ता पनि तिमीहरू राजाको साथ रहनु पर्छ।”

8 लेवीहरू अति यहूदाका सबै मानिसहरूले पूजाहारी यहोयादाले दिएका आदेशहरू पालन गरे। यसकारण प्रत्येक कप्तान र सबै मानिसहरू दिनमा तिनीहरूले काम गर्नु पर्छ कि पर्दैन भने सूचना सुन्नु भित्र आए, किनभने पूजाहारी यहोयादाले केही पनि तिनीहरूको समूहहरूलाई पदयाच्युत गराएका थिए।

9 पूजाहारी यहोयादाले भाला र टूला साना दुवै ढालहरू अधिकारीहरूलाई दिए र ती राजा दाऊदका थिए। ती हतियारहरू परमेश्वरको मन्दिरमा राखिएका थिए।

10 तब यहोयादाले मानिसहरूलाई कहाँ उभिरनु पर्ने सो बताए। प्रत्येक मानिसको हातमा आफ्ना हतियार थिए। ती मानिसहरू मन्दिरको दाहिने देखि मन्दिरको देब्रे सम्म उभिएका थिए। तिनीहरू वेदीका अनि मन्दिरको नजिक र राजाका नजिकमा उभिएका थिए।

11 तिनीहरूले राजाका छोराहरूलाई बाहिर ल्याए र तिनलाई मुकुट लगाई दिए। तिनीहरूले नियमका पुस्तकको एक प्रति तिनलाई दिए। तब तिनीहरूले योआशलाई राजा बनाए। यहोयादा अनि तिनका छोराहरूले योआशको अभिषेक गरे। तिनीहरूले भने, “राजा लामो समय सम्म बाँचुन।”

12 अतल्याहले मानिसहरू मन्दिर तर्फ दारेका अनि राजाको प्रशंसा गरेको आवाज सुनिन्। तिनी परमप्रभुको मन्दिरमा मानिसहरू कहाँ आइन्।

13 तिनले हेरिन् अनि राजालाई देखिन्। राजा खम्बाको छेउको अघि उभिरहेको थियो। अधिकारीहरू अनि मानिसहरू जो तुरही बजाउँथे, राजाका छेउमा थिए। देशका मानिसहरू खुशीले तुरही बजाउँदै थिए। गायकहरू सङ्गीतका बाजाहरू बजाउँदै थिए। गायकहरूले प्रशंसा गाउनमा मानिसहरूलाई अगुवाई गरिरहेका थिए। तब अतल्याहले तिनका वस्त्रहरू च्यातिन अनि भनिन्, “राजद्रोह! राजद्रोह!”

14 पूजाहारी यहोयादाले सेना नायकहरूलाई बाहिर ल्याए। तिनले तिनीहरूलाई भने, “अतल्याहलाई बाहिर सेनाको माइ लैजाऊ। तिनलाई जोकोहिले फ्याउंछ त्यसलाई मारि तिमीहरूको तरवार प्रयोग गर।” तब पूजाहारीले सैनिकहरूलाई चेतावनी दिए, “अतल्याहलाई परमप्रभुको मन्दिरमा नमान्नु।”

15 तब मानिसहरूले राजमहलको घोडा-द्वारमा आउँदा तिनलाई पक्रिए जुन चाहि एउटा राज महलको प्रवेशद्वार हो। तब तिनीहरूले तिनलाई तत्कालै त्यही स्थानमा मारिदिए।

16 तब यहोयादाले सबै मानिसहरू अनि राजासित एक करार बाँधे। तिनीहरू सहमत भए कि तिनीहरू सबै परमप्रभुका मानिस हुनेछन्।

17 सबै मानिसहरू बाल मूर्तिका मन्दिरमा गए अनि त्यसलाई फोडि दिए। तिनीहरूले बाल मन्दिरमा भएका वेदीहरू अनि मूर्तिहरू पनि भत्काइदिए। तिनीहरूले बालका पुरोहित मातानलाई बाल वेदीहरूको सामुने मारे।

18 तब यहोयादाले परमप्रभुको जिम्मामा रहने पूजाहारीहरू चुने। ती पूजाहारीहरू लेवीहरू थिए अनि दाऊदले तिनीहरूलाई परमप्रभुको मन्दिरको जिम्मामा रहने काम दिएका थिए। ती पूजाहारीहरूले मोशाका व्यवस्थाका आदेश अनुसार परमप्रभुलाई होमबलि अर्पण गर्नु पर्ने थियो। तिनीहरूले दाऊदका आदेश अनुसार अति खुशी साथ गाउँदै बलि अर्पण गरे।

19 यहोयादाले परमप्रभुको मन्दिरको द्वारमा रक्षकहरू राखेका थिए। यसकारण एउटा व्यक्ति जो अशुद्ध थियो भने मन्दिरभित्र पस्न पाउँदैन थियो।

20 यहोयादाले सेनाका सेना-नायकहरू, प्रमुखहरू, मानिसहरूका शासकहरू अनि देशका सबै मानिसहरूलाई आफ्ना साथ लिए। तब यहोयादाले राजालाई परमप्रभुको मन्दिर बाहिर ल्याए अनि माथिल्लोद्वार भएर तिनीहरू राज भवनामा गए। त्यस स्थानमा तिनीहरूले राजालाई सिंहासनमा बसाए।

21 यहूदिका सबै मानिसहरू अत्यन्त आनन्दित थिए। अनि यरूशलेम शहरमा शान्ति थियो किनभने अतल्याहलाई तरवारद्वारा मारिएको थियो।

24

योआशले फेरि मन्दिर निर्माण गर्छन्

- 1 योआश सात वर्ष उमेरका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा चालीस वर्ष शासन गरे। तिनकी आमाको नाउँ सिब्या थियो। सिब्या बेशेना शहरकी थिइन्।
- 2 योआशले पूजाहारी यहोयादा बाँच्नेजेल परमप्रभुको सामुने उचित कार्य गरे।
- 3 यहोयादाले योआशका निम्ति दुइवटी पत्रीहरू चुने। योआशका छोरा-छोरीहरू भए।
- 4 तब, पछि योआशले परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने निर्णय गरे।
- 5 योआशले पूजाहारी अनि लेवीहरूलाई साथ बोलाए। तिनले तिनीहरूलाई भने, “यहूदा शहरमा जाऊ अनि इस्राएलका सबै मानिसहरूले प्रति वर्ष तिर्ने धन संग्रह गर। त्यो धन तिमी परमेश्वरको मन्दिर फेरि निर्माण गर्नमा प्रयोग गर। चाँडो गर अनि यो काम गर।” तर लेवीहरूले हतार गरेनन्।
- 6 यसर्थ राजा योआशले मुख्य पूजाहारी यहोयादालाई बोलाए। राजाले भने, “यहोयादा, तिमिले किन लेवीहरूलाई यहूदा अनि यरूशलेमबाट तिरो-धन ल्याउन लगाएनौ? परमप्रभुको सेवक मोशा अनि इस्राएलका मानिसहरूले पवित्र पाल निर्माण गर्नमा त्यो तिरो-धन प्रयोग गरेका थिए।”
- 7 विगत कालमा, अतल्याहका छोराहरू जबरजस्ती परमेश्वरको मन्दिर भित्र पसेका थिए। तिनीहरूले परमप्रभुको मन्दिरमा भएका पवित्र चीजहरू आफ्ना बाल देवताहरूको पूजा गर्नमा प्रयोग गरेका थिए। अतल्याह अत्यन्त दुःख झी थिइन्।
- 8 राजा योआशले एउटा सन्दुक बनाउने अनि त्यसलाई परमप्रभुको मन्दिरको द्वारको बाहिर राखे आदेश गरे।
- 9 तब लेवीहरूले यहूदा अनि यरूशलेममा एक घोषणा गरे। तिनीहरू रोए मानिसहरूलाई परमप्रभुका निम्ति तिरो-धन ल्याउनु भने। परमेश्वरका सेवक मोशाले मरू-भूमिमा भएको समयमा इस्राएलका मानिसहरूबाट जो तिरो-धन मागेका थिए यो धन त्यति नै हो।
- 10 समस्त प्रमुखहरू अनि मानिसहरू खुशी थिए। तिनीहरूले आफ्ना धन ल्याए अनि त्यसलाई सन्दुकमा हाले। तिनीहरूले तबसम्म लगातार दिइरहे जब सम्म सन्दुक भरी भएन।
- 11 तब लेवीहरूले त्यो सन्दुक राज-अधिकारीहरू कहाँ लानु पर्यो। तिनीहरूले सन्दुक धनले परिपूर्ण भएको देखे। राजाका सचिव अनि मुख्य पूजाहारीका अधिकारी आए अनि सन्दुकबाट धन निकालेर लगे। तब तिनीहरूले त्यो सन्दुकलाई फेरि त्यस कै स्थानमा फर्काई लगे। तिनीहरूले यो काम धरि-धरि गरे अनि प्रचुर धन संग्रह गरे।
- 12 तब राजा योआश अनि यहोयादाले त्यो धन ती मानिसहरूलाई दिए जो परमप्रभुको मन्दिरमा काम गर्थे। अनि परमप्रभुको मन्दिरमा काम गर्ने मानिसहरूले परमप्रभुको मन्दिर फेरि निर्माण गर्नका निम्ति निपुण काठ खोप्नेहरू अनि सिकर्मीहरूलाई ज्यालामा राखे। तिनीहरूले ती कर्मीहरू पनि ज्यालामा ल्याए जो परमप्रभुको मन्दिरलाई फेरि निर्माण गर्नका निम्ति फलाम अनि काँसाका काम गर्न सिपालु थिए।
- 13 मानिसहरू जसले कामको निरीक्षण गर्दथे एकैपै परिश्रमी थिए। परमप्रभुको मन्दिर निर्माण गर्ने कार्य सफल भयो। तिनीहरूले परमप्रभुको मन्दिर पहिलाको जस्तै निर्माण गरे अनि तिनीहरूले यसलाई पहिलाको भन्दा बलियो बनाए।
- 14 जब कर्मीहरूले काम पूरा गरे तिनीहरूले उबिएको धन राजा योआश अनि यहोयादा कहाँ ल्याए। तिनीहरूले त्यो धन परमप्रभुको मन्दिरका निम्ति चीज-बीज बनाउनमा प्रयोग गरे। ती चीज-बीजहरू मन्दिरको सेवामा अनि होम-बलि अर्पण गर्नमा प्रयोग गरिन्थे। तिनीहरूले सुन-चाँदीका कचौरा एवं अन्य चीजहरू पनि बनाए। पूजाहारीहरूले यहोयादा जीवित रहसम्म प्रतिदिन परमप्रभुको मन्दिरमा होमबलि अर्पण गरिरहे।
- 15 यहोयादा बुद्ध भए। तिनी लामो समयसम्म बाँचे, त्यसपछि तिनको मृत्यु भयो। यहोदा 130 वर्षको बुद्ध हुँदा तिनको मृत्यु भयो।
- 16 मानिसहरूले यहोयादालाई दाऊदका शहरमा गाडिदिए जहाँ राजाहरूलाई गाडिन्छन्। मानिसहरूले यहोयादालाई त्यहाँ गाडि दिए किनभने तिनले आफ्ना जीवनमा इस्राएलमा परमेश्वर अनि परमेश्वरका मन्दिरका निम्ति धेरै असल कार्य गरे।
- 17 यहोयादाको मृत्यु पछि, यहूदाका प्रमुखहरू आए अनि राजा योआश समक्ष झुके। राजाले ती प्रमुखहरूका कुरा सुने।
- 18 राजा अनि ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले आराधना गर्ने परमप्रभु परमेश्वरको मन्दिरलाई परित्याग गरे। तिनीहरूले अशेरा खामा अनि अन्य मूर्तिहरूका पूजा गर्न शुरू गरे। परमेश्वर यहूदा अनि यरूशलेमका मानिसहरूसित क्रोधित हुनु भयो किनभने राजा अनि अगुवाहरू दोषी थिए।
- 19 परमेश्वरले मानिसहरू कहाँ तिनीहरूलाई परमप्रभु तिर फर्काई ल्याउन भनी अगमवक्ताहरू पठाउनु भयो। अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिए। तर मानिसहरूले सुन्न अस्वीकार गरे।
- 20 परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो हो: ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौ। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्न भएको छ।’”
- 21 तर मानिसहरूले जकर्याहको विरुद्ध षडयन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुञ्जेल मानिसहरूले तिनलाई हुँडंगा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे।
- 22 राजा योआशले तिनी प्रति यहोयादाले दर्शाएको दया सम्झेनन्। यहोयादा जकर्याहका पिता थिए। तर योआशले यहोयादाका छोरा जकर्याहलाई मारिदिए। जकर्याहको मृत्यु हुनु अघि तिनले भने, “परमप्रभुले देखू हुनेछ जो तिमीहरूले गर्दै छौ अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”
- 23 वर्षको अन्ततिर, अरामी सेना योआशको विरुद्ध आए। तिनीहरूले यहूदा अनि यरूशलेम माथि आक्रमण गरे अनि मानिसका सबै प्रमुखहरूलाई मारिदिए। तिनीहरूले सबै मूल्यवान बस्तुहरू दामीशकका राजा कहाँ पठाए।
- 24 अरामी सेना मानिसहरूको सानो दलको रूपमा आएका थिए तर परमप्रभुले तिनीहरूलाई यहूदाका अति विशाल सेनालाई परास्त पार्न दिनु भयो। परमप्रभुले यसो गर्नु भयो। किनभने यहूदाका मानिसहरूले, आफ्ना पुर्खाहरूले अनुसरण गरेका परमप्रभु परमेश्वरलाई त्याग गरे। यसरी योआश दण्डित भए।
- 25 जब अरामीहरूले योआशलाई छोडे तब तिनी नराम्रो प्रकारले घाइते भएका थिए। योआशका आफ्नै सेवकहरूले तिनको विरुद्ध षडयन्त्र रचे। तिनीहरूले यसो गरे किनभने योआशले पूजाहारी यहोयादाका छोरा जकर्याहलाई मारेका थिए। सेवकहरूले योआशलाई तिनको आफ्नै ओछ्यानमा मारिदिए। योआशको मृत्यु भएपछि मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडीदिए। तर तिनीहरूले तिनलाई त्यस स्थानमा गाडेनन् जहाँ राजाहरूलाई गाडिन्छ।
- 26 ती यिनै सेवकहरू हुन् जसले योआशको विरुद्ध षडयन्त्र रचेका थिए: जाबाद अनि यहोजाबाद। जाबादकी आमाको नाउँ शिमात थियो। शिमात अम्मोनकी थिइन्। अनि यहोजाबादकी आमाको नाउँ शिम्रित थियो। शिम्रित मोआबकी थिइन्।
- 27 योआशका छोराहरूको विषयमा कथा, तिनी विरुद्धको महान अगमवाणीहरू अनि तिनले कसरी फेरि परमेश्वरको मन्दिर निर्माण गरे, यी सबै राजाहरू सम्बन्धी व्याख्या नाउको पुस्तकमा लेखिएका छन्। अमरस्याह तिनका पछि नयाँ राजा भए। अमरस्याह योआशका छोरा थिए।

1 अमस्याह पच्चीस वर्षका थिए जब तिनी राजा भए। तिनले यस्शलेममा उनन्तीस वर्ष शासन गरे। तिनकी आमाको नाउँ यहोअद्दान थियो। यहोअद्दान यस्शलेमकी थिइन।

2 अमस्याहले त्यही कुराहरू गरे जो परमप्रभुले तिनीद्वारा गराउन चाहनु हुन्थ्यो। तर तिनले ती कुराहरू सम्पूर्ण हृदयले गरेनन्।

3 अमस्याह शक्तिशाली राजा भए। त्यस पछि तिनले ती अधिकारीहरूलाई मारि दिए जसले तिनका राजा मारेको थिए।

4 तर अमस्याहले ती अधिकारीहरूका छोरा छोरीहरूलाई मारेनन्। किन? तिनले मोशाको पुस्तकमा लेखिएका व्यवस्था पालन गरे। परमप्रभुले आदेश दिनु भएको थियो, “माता-पितालाई उनीहरूका छोरा-छोरीहरूले केही गरेको खण्डमा मारु नहुँदैन। अनि छोरा-छोरीहरूलाई तिनीहरूका माता-पिताहरूले केही गरेको खण्डमा मारु नहुँदैन कुनै व्यक्तिलाई तिनी स्वयंले गरेका नराप्ति कामका निम्ति मात्र मारु पर्छ।”

5 अमस्याहले यहूदाका मानिसहरूलाई एक साथ भेला गरे। तिनले परिवार अनुसार तिनीहरूको दल बनाए अनि ती दलहरूलाई सेनाध्यक्ष र सेना नायकहरूका जिम्मा राखे। ती प्रमुखहरूका जिम्मामा यहूदा अनि बिन्यामीनका समस्त सैनिकहरू थिए। सबै मानिसहरू जो सैनिक हुनका निम्ति छानिए ती बीस वर्ष अनि त्यस भन्दा अधिक उमेरका थिए। जम्मा 3,00,000 सिपालु सैनिकहरू भाला अनि ढाल सहित युद्धका निम्ति तयार थिए।

6 अमस्याहले इस्त्राएलबाट 1,00,000 सैनिकहरू पनि ज्यालामा ल्याए। ती सैनिकहरूलाई ज्यालामा ल्याउनका निम्ति तिनले 100 तोडा चाँदी दिए।

7 तर परमेश्वरका एक व्यक्ति अमस्याह कहाँ आए। परमेश्वरका व्यक्तिले भने, “राजा इस्त्राएलका सेनालाई तपाईं साथ जान नदिनु होस्। परमप्रभु इस्त्राएलीहरूका साथमा हुनुहुन्न। परमप्रभु एषैमका मानिसहरूका साथ हुनुहुन्न।

8 यदि तपाईंले तपाईं आफैलाई बलियो अनि युद्धको निम्ति तयार बनाउनुहुन्छ भने परमेश्वरले तपाईंलाई परास्त गर्नुहुनेछ, किनकि विजय अथवा परास्त परमेश्वरको सहायतामा भए पर्छ।”

9 अमस्याहले परमेश्वरका व्यक्तिलाई भने, “तर मेरो धनको बारेमा के हुन्छ जो मैले इस्त्राएली सेनाहरूलाई दिइ सकेको छु?” परमेश्वरका मानिसले भने, “परमप्रभुसित प्रशस्त छन्। उहाँले तपाईंलाई त्यो भन्दा धेरै दिन सक्नु हुन्छ।”

10 यसर्थ अमस्याहले इस्त्राएली सैनिकहरूलाई घर तिर फर्काई पठाए। ती मानिसहरू राजा अनि यहूदाका मानिसहरू प्रति अत्यन्त क्रोधित भए। तिनीहरू अत्यन्त क्रोधित भए घर फर्किए।

11 तब अमस्याह अत्यन्त साहसी भए अनि आफ्ना सेनाहरूलाई लिएर एदोम देशको नूनकोबेसी तर्फ गए। त्यस स्थानमा अमस्याहका सेनाहरूले सेइरका 10,000 मानिसहरूलाई मारे।

12 यहूदाका सेनाले पनि सेइरका 10,000 मानिसहरूलाई कब्जामा लिए। तिनीहरूले सेइरका ती मानिसहरूलाई एक पहाडको टुप्पोमा लगे। ती मानिसहरू अझसम्म जीवित थिए। तब यहूदाका सेनाले ती मानिसहरूलाई पहराको टुप्पोदेखि तल तिर झारिदिए अनि तिनीहरूका शरीरहरू तल चटानहरूमा चकना चूर भए।

13 तर त्यस समयमा अमस्याहले ती सैनाहरूलाई यहूदाका शहरहरू सामरिया देखि बेत-होरोनसम्म आक्रमण गर्न अनुमति दिएका थिएनन्। तै पनि तिनीहरूले शहरहरूमा आक्रमण गरे। तिनीहरूले 3,000 मानिसहरू मारे धेरै मालहरू ल्टे।

14 अमस्याह एदोमी मानिसहरूलाई परास्त गरे पछि घर आए। तिनले सेइरका मानिसहरूले पूजा गर्ने मूर्तिहरू ल्याए। अमस्याहले ती मूर्तिहरूको पूजा गर्न शुरू गरे। तिनी ती मूर्तिहरू अघि झुके अनि तिनीहरूका निम्ति धूप बाले।

15 परमप्रभु अमस्याह सित अत्यन्त क्रोधित हुनुभयो। परमप्रभुले अमस्याह कहाँ अगमवक्ता पठाउनु भयो। अगमवक्ताले भने, “अमस्याह किन तपाईंले ती मानिसहरूले पूजा गर्ने मूर्तिहरूको पूजा गर्नु भएको? ती देवताहरूले तिनीहरूका आफ्नै मानिसहरूलाई पनि तपाईंबाट बचाउन सकेनन्।”

16 जब अगमवक्ता बोले, अमस्याहले अगमवक्तालाई भने, “हामीले तिमीलाई राजाको सल्लाहकार बनाएका छैनौं! चुप लाग! तिमी चुप लागेनौं भने तिमीलाई मारिने छ।” अगमवक्ता चुप भए, तर तब भने, “परमेश्वरले तपाईंलाई ध्वंस गर्ने निश्चय गर्नु भएकोछ। किनभने तपाईंले ती नराप्ति कुराहरू गर्नु भयो। अनि मेरो वचन सुन्नु भएन।”

17 यहूदाका राजा अमस्याहले आफ्ना परामर्शदाताहरू सित कुरा गरे। तब तिनले इस्त्राएलका राजा योआशलाई एक सन्देश पठाए। अमस्याहले योआशलाई भने, “हामी मुखा-मुर्खी भेटे गरौं।” योआश योआहाजका छोरा थिए। योआहाज यहूदाका छोरा थिए।

18 तब योआशले अमस्याह कहाँ आफ्नो उत्तर पठाए। योआश इस्त्राएलका राजा थिए अनि अमस्याह यहूदाका राजा थिए। योआशले यो कथा भने: “सबानो एक सानो काँडादार पोथ्राले लबानोन एक विशाल देवदारको वृक्ष कहाँ सन्देश पठायो। सानो काँडादार पोथ्राले भन्यो, “तिमी छोरीलाई मेरो छोरासित विवाह गरिदेऊ।” तर एक जङ्गली पशु आयो अनि काँडादार पोथ्रा माथि हिंड्यो र त्यसलाई नष्ट गरि दियो।

19 तिमी स्वयंलाई भन्छौं, “मैले एदोमलाई परास्त गरे।” तिमी घमण्डी छौ अनि तिमी धाक लाउँछौ। तर तिमी घरमा बस। तिमीलाई खतरा मोल्नु खाँचो छैन। यदि तिमी मसित लडौ भने, तिमी अनि यहूदा ध्वंस हुने छौ।”

20 तर अमस्याहले सुन्न अस्वीकार गरे। यो परमेश्वरबाट आएको हो परमेश्वरले इस्त्राएल द्वारा यहूदालाई परास्त गराउने योजना बनाउनु भयो, किनभने यहूदाका मानिसहरूले एदोमका मानिसहरूले अनुसरण गर्ने देवताहरूको अनुसरण गरे।

21 यस कारण इस्त्राएलका राजा योआशले यहूदाका राजा अमस्याहसित बत-शेमेश शहरमा मुखा-मुर्खी भेट गरे। बत-शेमेश यहूदामा छ।

22 इस्त्राएलले यहूदालाई परास्त गरे। यहूदाका हेरका मानिस आफ्ना घर तिर भागे।

23 योआशले अमस्याहलाई बत-शेमेशमा पके अनि तिनलाई यस्शलेम लगे। अमस्याहका पिताको नाउँ योआश थियो। योआशको पिताको नाउँ योआहाज थियो। योआशले यस्शलेमको एषैम फाटक देखि कुनाको फाटक सम्मको पर्खालको 400 हात* लामो अंश भत्काइ दिए।

24 परमेश्वरको मन्दिरमा सुन अनि चाँदी एवं धेरै अन्य चीज-बीजहरू थिए। ओबेद एदोम ती चीज बीजहरूको जिम्मा थिए। तर योहोआशले ती सबै चीज-बीजहरू लगे। योआशले राज महलबाट कोषहरू पनि लगे। त्यस पछि योआशले केही मानिसहरूलाई कैदीको रूपमा लगे अनि फर्केर सामरिया गए।

25 योआशको मृत्यु पछि अमस्याह पन्ध्र वर्षसम्म बाँचे। अमस्याहका पिता यहूदाका राजा योआश थिए। योआशको पिता योहोआहाज इस्त्राएलका राजा थिए।

26 अमस्याहले शुरू देखि अन्तसम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्त्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।

27 जब अमस्याहले परमप्रभुको आज्ञा पालन गर्न छाडे, यस्शलेममा मानिसहरूले अमस्याह विस्ड षडयन्त्र रचे। तिनी लाकीश शहर तिर भागे गए। तर मानिसहरूले लाकीशमा मानिसहरू पठाए अनि तिनीहरूले अमस्याहलाई त्यही मारिदिए।

28 तब तिनीहरूले अमस्याहको शरीरलाई घोडाहरूमा लदाएर ल्याए अनि यहूदाको शहरमा तिनका पुर्खाहरूसित गाडि दिए।

* 25:23: 400 हात अर्थात् “600 फीट लामो।”

26

उज्जियाह यहदाका राजा

- 1 त्यस पछि यहदाका मानिसहरूले उज्जियाहलाई अमस्याहको स्थानमा नयाँ राजा हुनका निम्ति चुने। अमस्याह उज्जियाहका पिता थिए। उज्जियाह सोह्र वर्षका हुँदा यस्तो भयो।
- 2 उज्जियाहले एलात शहरलाई फेरि निर्माण गरे अनि यहदालाई फर्काई दिए। अमस्याहको मृत्यु भयो र तिनका पुर्खासित गाडिए पछि उज्जियाहले यसो गरे।
- 3 उज्जियाह सोह्र वर्षका थिए जब तिनी राजा भए। तिनले बाउन्न वर्ष सम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। यकोल्याह यरूशलेमकी थिइन्।
- 4 उज्जियाहले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गराउन चाहनु हुन्थ्यो। तिनले परमेश्वरको आज्ञा त्यसरी नै पालन गरे जसरी तिनका पिता अमस्याहले गरेका थिए।
- 5 उज्जियाहले परमेश्वरको अनुसरण जकर्याहको जीवनकालमा गरे। जकर्याहले उज्जियाहलाई परमेश्वरको कसरी सम्मान गर्नु अनि आज्ञा पालन गर्नु सिकाए। जब उज्जियाहले परमप्रभुको आज्ञा पालन गरिरहेका थिए परमेश्वरले तिनलाई सफलता प्रदान गर्नु भयो।
- 6 उज्जियाहले पलिशती मानिसहरूको विरुद्ध युद्ध लडे। तिनले गात, यरूने अनि अशदोद शहरहरूका वरिपरिका पर्खालहरू भत्काई दिए। उज्जियाहले अशदोद शहरको छेउमा अनि पलिशती मानिसहरू माझ अन्य स्थानहरूमा शहरहरू बसाए।
- 7 परमेश्वरले उज्जियाहलाई पलिशतीहरू अनि गुर-बलमा बसे अरबीहरू अनि मूनीहरूको विरुद्धमा युद्ध गर्नमा सहायता दिनुभयो।
- 8 अम्मोनीहरूले उज्जियाहलाई सोगातहरू तिर्थे। उज्जियाहको नाउँ मिश्रदेशको सीमाना सम्म प्रसिद्ध भएर गयो। तिनी प्रसिद्ध थिए किनभने तिनी अत्यन्त शक्तिशाली थिए।
- 9 उज्जियाहले यरूशलेममा कुनाको फाटकमा र बेसीको फाटकमा अनि पर्खाल घुमेको स्थानमा किल्लाहरू निर्माण गरे। उज्जियाहले ती किल्लाहरू दृढ बनाए।
- 10 उज्जियाहले मरूभूमिमा किल्लाहरू निर्माण गरे। तिनले अनेक कुवाहरू पनि खनाए। तिनीसित पहाडी देश अनि समतल भूमिमा प्रशस्त गाई-बस्तुहरू थिए। उज्जियाहका पर्वतहरू अनि असल उब्जनी हुने भूमिका कृषक थिए। तिनीसित ती व्यक्तिहरू पनि थिए जसले दाख उग्रने खेतहरूको हेरचाह गर्थे। तिनीले खेती-पाती मन पराउँथे।
- 11 उज्जियाहसित प्रशिक्षित सैनिकहरूका सेना थिए। ती सैनिकहरूलाई सचिव यीएल अनि अधिकारी मासेयाहले दल-दल पारेर राखेका थिए। हनन्याह तिनीहरूका प्रमुख थिए। यीएल अनि मासेयाहले ती सैनिकहरूको गन्ती गरे अनि तिनीहरूलाई दल, दलमा राखे। हनन्याह राजाका एक अधिकारी थिए।
- 12 सैनिकहरू माथि 2,600 प्रमुखहरू थिए।
- 13 ती परिचार-प्रमुखहरूका जिम्मामा 3,07,500 मानिसहरूका सेना थिए जो ठूलो शक्तिसित लडथे। ती सैनिकहरूले शत्रुको विरुद्ध राजालाई सहायता गर्थे।
- 14 उज्जियाहले सेनालाई ढाल, भाला, फलामको टोपी, कवच, झिलम, धनु अनि घुँयेत्रोका निम्ति ढुङ्गाहरू दिएका थिए।
- 15 यरूशलेममा उज्जियाहले यन्त्रहरू बनाए जो चतुर व्यक्तिहरूले आविष्कार गरेका थिए। ती यन्त्रहरूलाई किल्लाहरू अनि कुनाका पर्खालहरूमा राखिएका थिए। यी यन्त्रहरूले काँढहरू अनि ठूलो ठुला ढुङ्गाहरू हान्दथे। उज्जियाह प्रसिद्ध भए। मानिसहरूले टाढा टाढाका स्थानहरूमा तिनका नाउँ जान्दथे। तिनले प्रशस्त सहायता पाए अनि शक्तिशाली राजा बने।
- 16 तर जब उज्जियाह शक्तिशाली भए तिनको घमण्डको कारणले तिनलाई नष्ट पार्थ्यो। तिनी परमप्रभु तिनका परमेश्वर प्रति विव्सनीय थिएनन्। तिनी परमप्रभुको मन्दिर भित्र धूप बाल्ने वेदीमा धूप बाल्न गए।
- 17 पूजाहारी अजर्याह अनि अस्सी जना साहसी पूजाहारीहरू, जो परमप्रभुको सेवा गर्थे, उज्जियाहलाई पछ्याउँदै मन्दिर भित्र गए।
- 18 तिनीहरूले उज्जियाहलाई भने तपाईंले गल्ती गर्नु हुँदछ। तिनीहरूले तिनलाई भने, “उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने यो तपाईंको काम होइन। यसो गर्नु तपाईंको निम्ति असल छैन। पूजाहारीहरू अनि हास्रुका सन्तानहरूले मात्र परमप्रभुको निम्ति धूप बाल्ने गर्छन्। यी पूजाहारीहरूलाई पवित्र सेवाका निम्ति धूप बाल्न प्रशिक्षित तुल्याइएका छन्। तपाईं यो महा पवित्र स्थानबाट बाहिर जानु होस्। तपाईं विव्सनीय हुनु भएको छैन। परमप्रभु परमेश्वरले यसका निम्ति तपाईंको सम्मान गर्नु हुने छैन।”
- 19 तर उज्जियाह क्रोधित भए। तिनको हातमा धूप दानी थियो। जब उज्जियाह पूजाहारीहरूसित खूबै रिसाएका थिए त्यस बेला तिनको निधारमा कोर रोग निस्कियो। यो घटना परमप्रभुको मन्दिरको धूप बाल्ने वेदीको छेउमा पूजाहारीहरूको सामुने घट्यो।
- 20 अजर्याह-मुख्य पूजाहारी अनि अन्य सबै पूजाहारीहरूले उज्जियाहलाई हेरे। तिनीहरूले तिनको निधारमा कोर रोग देख्न सक्थे। पूजाहारीहरूले उज्जियाहलाई मन्दिरबाट चढो बाहिर जान कर लगाए। उज्जियाह स्वयं हतारिएर बाहिर निस्के किनभने परमप्रभुले तिनलाई दण्ड दिनुभएको थियो।
- 21 उज्जियाह राजा कोरी भएको थियो। तिनी भिन्ने घरमा बस्नु पर्थ्यो। तिनी परमप्रभुको मन्दिरमा प्रवेश गर्न सक्तैन थिए। उज्जियाहका छोरा योतामले राज दरबारलाई नियन्त्रणमा राखे अनि दरबारको निम्ति प्रशासक भए।
- 22 उज्जियाहले शुरू देखि अन्त सम्म अन्य जो कुराहरू गरे ती आमोसका छोरा अगमवक्ता यशैयाद्वारा लेखिएका थिए।
- 23 उज्जियाहको मृत्यु भयो अनि आफ्ना पिता-पुर्खाहरूका छेउमा गाडिए। उज्जियाहलाई राजाको चिहान नजिकको खुल्ला मैदानमा गाडे। किनभने मानिसहरूले भने, “उज्जियाहलाई कोर निस्केको छ।” अनि उज्जियाहको स्थानमा योताम नयाँ राजा भए। योताम उज्जियाहका छोरा थिए।

27

यहदाका राजा योताम

- 1 योताम राजा हुँदा पन्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष शासन गरे। तिनकी आमाको नाउँ यरूशा थियो। यरूशा सादोककी छोरी थिइन्।
- 2 योतामले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गरिएको चाहनु हुन्थ्यो। तिनले आफ्ना पिता उज्जियाहले जस्तै परमेश्वरको आज्ञा पालन गरे। तर योताम आफ्ना पिताले गरे जस्तै धूप बाल्नु परमप्रभुको मन्दिर भित्र पसेनन्। तर मानिसहरूले नराफ्रा काम लगाता गरिरहे।
- 3 योतामले परमप्रभुको मन्दिरको माथिल्लो फाटक फेरि निर्माण गरे। तिनले ओपेल नाउँका स्थानमा पर्खाल लगाउने अनेक निर्माण कार्य गरे।
- 4 योतामले यहदाको पहाडी देशमा पनि शहरहरू बनाए। योतामले जङ्गलहरूमा गडहरू अनि किल्लाहरू निर्माण गरे।

- 5 योताम अम्मोनी मानिसहरूका राजा अनि तिनका सेनाका विरुद्ध पनि लडे अनि तिनीहरूलाई परास्त गरे। यसर्थ हेरेक वर्ष तीन वर्ष सम्म अम्मोनीहरूले योतामलाई 100 तोडा चाँदी, 10,000 मुरी* गहुँ अनि 10,000 मुरी जा दिए।
- 6 योताम शक्तिशाली भए किनभने तिनले विष्वसनीय रूपले परमप्रभु उसका परमेश्वरका आदेश पालन गरे।
- 7 योतामले गरेका अन्य कुराहरू अनि तिनका सबै युद्धहरू इस्राएली अनि यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
- 8 योताम पच्चीस वर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र वर्ष सम्म शासन गरे।
- 9 तब योतामको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले तिनलाई दाऊदका शहरमा गाडे। आहाज योतामका स्थानमा नयाँ राजा भए। आहाज योतामका छोरा थिए।

28

आहाज यहूदाका राजा

- 1 आहाज बीस वर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र वर्ष सम्म शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्तै ठीक सित बसेनन्। आहाजले ती कुराहरू गरेनन् जो परमप्रभु तिनले गरेका चाहनु हुन्थ्यो।
- 2 आहाजले इस्राएलका राजाहरूको नराम्रो उदाहरण अनुसरण गरे। तिनले बाल देवताहरूको पूजा गर्नका निम्ति मूर्ति निर्माण गर्न साँचाहरूको प्रयोग गरे।
- 3 आहाजले बेन-हिन्नोम बेसीमा धूप जलाए। तिनले आफ्नै छोराहरूलाई आगोमा जलाएर बलि चढाए। तिनले त्यस्तै भयानक पापहरू गरे जस्तो पाप त्यस देशमा बस्ने मानिसहरूले गरेका थिए। परमप्रभुले ती मानिसहरूलाई त्यहाँबाट बाहिर निकलन विवश पार्नु भएको थियो, जब इस्राएलका मानिसहरू त्यस देशमा आएका थिए।
- 4 आहाजले उच्च स्थानहरूमा, पहाडहरूमा अनि हेरेक हरियो वृक्ष मुनि बलिहरू चढाए र धूप बाले।
- 5-6 आहाजले पाप गरे, यसर्थ परमप्रभु तिनका परमेश्वरले अरामका राजालाई आहाजलाई परास्त गर्न दिनु भयो। अरामका राजा अनि तिनका सेनाले आहाजलाई परास्त गरे अनि यहूदाका अनेक मानिसहरूलाई बन्दी बनाए। अरामका राजाले ती बन्दीहरूलाई दमीशक शहरमा लगे। परमप्रभुले इस्राएलका राजा पेकहलाई पनि आहाजलाई परास्त गर्न दिनु भयो। पेकहका पिताको नाउँ रमल्याह थियो। पेकह अनि तिनका सेनाले यहूदाका 1,20,000 साहसी सैनिकहरूलाई एकै दिनमा मारे। पेकहले ती यहूदाका मानिसहरूलाई परास्त गरे किनभने तिनीहरूले तिनीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरको आज्ञा पालन गर्न छाडेका थिए।
- 7 जिक्री एषैमका एक साहसी सैनिक थिए। जिक्रीले राजा आहाजका छोरा मासेयाह राज महलको जिम्मामा रहेको अधिकारी अञ्जीकाम अनि एल्कानालाई मारे। एल्काना राजा देखि दोस्रो शक्तिका थिए।
- 8 इस्राएली सेनाले यहूदामा बस्ने तिनीहरूको आफ्नै 2,00,000 आफन्तहरू पक्रे। तिनीहरूले स्त्री, केटा-केटीहरू अनि मृत्युवान वस्तुहरू यहूदाबाट लगे। इस्राएलीहरूले ती बन्दीहरू अनि ती वस्तुहरूलाई सामरिया शहरमा ल्याए।
- 9 तर त्यहाँ परमप्रभुको एउटा अगमवक्ता थिए। यो अगमवक्ताको नाउँ ओबेद थियो। ओबेदले ती इस्राएली मानिसहरूसित भेट गरे जो सामरिया फर्की आएका थिए। ओबेदले इस्राएली सेनालाई भने, “तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरले तिमीहरूलाई यहूदाका मानिसहरूलाई परास्त पार्न दिनु भएको थियो किनभने उहाँ तिनीहरूसित क्रोधित हुनुहुन्थ्यो। तिमीहरूले यहूदाका मानिसहरूलाई अति नीच प्रकारले मार्थो अनि ढण्ड दियो अब परमेश्वर तिमीहरूसित क्रोधित हुनुहुन्छ।
- 10 तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई दासको रूपमा राख्ने योजना गरेका छौ। तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्वरको विरुद्ध पनि पाप गरेका छौ।
- 11 मेरो कुरा सुन। तिम्ना दाज्यू-भाइ अनि दिदी-बहिनीहरू जसलाई तिमीहरूले पक्रेका छौ, फर्काई पठाऊ। यो काम गरिहाल किनभने परमप्रभुको भयानक क्रोध तिमीहरूको विरुद्ध छ।”
- 12 तब एषैमका केही प्रमुखहरूले इस्राएली सेनालाई युद्ध देखि घर फर्किएर आएका देखे। ती प्रमुखहरूले इस्राएली सैनिकहरूसित भेट गरे अनि तिनीहरूलाई चेताउनी पनि दिए। ती प्रमुखहरू योहानानका छोरा अजर्याह, मशिल्लेमोतको छोरा बैरेक्याह, शल्लूमका छोरा हिजकियाह अनि हद्लेका छोरा अमासा थिए।
- 13 ती प्रमुखहरूले इस्राएली सैनिकहरूलाई भने, “यहूदाका कैदीहरूलाई यहाँ नल्याऊ। यदि तिमीहरूले त्यसो गर्थो भने यसले हामीलाई परमप्रभुको विरुद्ध घोर पाप गरेको तुल्याउने छ। त्यसले हाम्रा पाप अनि दोषहरूलाई अधिक नराम्रो तुल्याउने छ अनि परमप्रभु इस्राएलको विरुद्ध अत्यन्त क्रोधित हुनुहुने छ।”
- 14 यसर्थ, सैनिकहरूले ती कैदीहरू अनि मृत्युवान वस्तुहरू ती प्रमुखहरू अनि इस्राएलका मानिसहरूलाई दिए।
- 15 ती प्रमुखहरू अजर्याह, बैरेक्याह, हिजकियाह अनि अमासा उठे अनि कैदीहरूलाई सहायता गरे। यी चार व्यक्तिहरूले वस्त्रहरू लिए जो इस्राएली सैनिकहरूले ल्याएका थिए अनि ती वस्त्रहरू, ती मानिसहरूलाई दिए जो नग्न थिए। ती प्रमुखहरूले ती मानिसहरूलाई जुताहरू पनि दिए। तिनीहरूले यहूदाका कैदीहरूलाई केही खान अनि पिउन दिए। तिनीहरूले ती मानिसहरूको घाउलाई नरम पार्ने अनि निको तुल्याउन तेल मालिस गरि दिए। त्यस पछि एषैमका ती प्रमुखहरूले कमजोर कैदीहरूलाई गधामा चढाए र तिनीहरूलाई खजूर बुक्को शहर यरीहोमा तिनीहरूका परिवारहरू कहाँ घर फर्काई लगे। तब ती चार जना प्रमुखहरू घर तर्फ सामरिया फर्के।
- 16-17 त्यस समयमा, एदोमका मानिसहरू फेरि आए अनि यहूदाका मानिसहरूलाई परास्त गरे। एदोमीहरूलाई मानिसहरूले पक्रे अनि तिनीहरूलाई कैदीको रूपमा लगेर गए। यसर्थ राजा आहाजले अशरूका राजासित तिनलाई सहायता गर्नु भनी याचना गरे।
- 18 पलिशती मानिसहरूले पनि पहाडहरू अनि दक्षिण यहूदाका शहरहरू माथि आक्रमण गरे पलिशतीहरूले बेत-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना अनि गिम्जो शहरहरू कब्जामा लिए। तिनीहरूले ती शहरहरू नजिकका गाउँहरू पनि अधिकारमा लिए। त्यस पछि ती पलिशतीहरू ती शहरहरूमा बसे।
- 19 परमप्रभुले यहूदालाई दुःख-कष्ट दिनु भयो किनभने यहूदाका राजा आहाजले यहूदाका मानिसहरूलाई पाप गर्नमा उत्साहित तुल्याएका थिए। तिनी परमप्रभु प्रति अत्यन्त अविश्वासनीय थिए।
- 20 अशरूका राजा तिगलत पिलेसेर आए अनि आहाजलाई सहायता गर्नका सट्टा कष्ट दिए।
- 21 आहाजले परमप्रभुको मन्दिबाट र राज महलबाट अनि राज कुमार-महलबाट केही मृत्युवान वस्तुहरू निकाले। आहाजले ती वस्तुहरू अशरूका राजालाई दिए। तर त्यसले आहाजलाई केही सहायता भएन।
- 22 आहाजको कष्टमा तिनले अझ नराम्रो पाप गरे अनि परमप्रभु प्रति अझ अधिक अविश्वासनीय भए।

* 27:5: 10,000 मुरी अर्थात् “62,000 बुलल” थियो।

23 तिनले दमीशकका मानिसहरूले पूजा गर्ने देवताहरूलाई बलि अर्पण गरे। दमा (तामाना छालाले बेरिएको बाजा) दमीशकका मानिसहरूले आहाजलाई परास्त पारेका थिए। यसर्थ तिनले आफै सोचे, “अरामका मानिसहरूले पूजा गर्ने देवताहरूले तिनीहरूलाई सहायता गरे। यसर्थ यदि मैले ती देवताहरूलाई बलि अर्पण गर्ने भने हुन सक्छ तिनीहरूले मलाई पनि सहायता गर्ने छन्।” आहाजले ती देवताहरूको पूजा गरे। यस प्रकारले तिनले पाप गरे अनि तिनले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए।

24 आहाजले परमेश्वरको मन्दिरबाट चीज-बीज जम्मा गरे अनि तिनीहरूलाई टुक्रा-टुक्रा पारे। त्यसपछि तिनले परमप्रभुको मन्दिरको ढोका बन्द गरिदिए। तिनले वेदीहरू बनाए अनि तिनीहरूलाई यश्शलेमको हरेक सडकका कुना कुनामा राखे।

25 यहदाका प्रत्येक शहरमा आहाजले अरू देवताहरूको पूजा गर्नका निम्ति धूप बाल्न उच्च स्थानहरू निर्माण गरे। आहाजले तिनका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरलाई अत्यन्त क्रोधित तुल्याए।

26 आहाजले शुरू देखि अन्त सम्म गरेका अन्य कुराहरू यहदा अनि इस्राएलका राजाहरूका इतिहास पुस्तकमा लेखिएका छन्।

27 आहाजको मृत्यु भयो अनि तिनका पुर्खाहरू सित गाडिए। मानिसहरूले आहाजलाई यश्शलेम शहरमा गाडे। तर तिनीहरूले आहाजलाई त्यो चिहानमा गाडेनन् जहाँ इस्राएलका राजाहरूलाई गाडिन्थ्यो। हिजकियाह आहाजका स्थानमा नयाँ राजा भए। हिजकियाह आहाजका छोरा थिए।

29

हिजकियाह यहदाका राजा

1 हिजकियाह जब पच्चीस वर्ष पुगे तब तिनी राजा भए। तिनले यश्शलेममा उन्नतीस वर्षसम्म राज गरे। तिनकी आमाको नाउँ अबियाह थियो। अबियाह जकर्याहकी छोरी थिइन्।

2 हिजकियाहले परमप्रभुले तिनीद्वारा गर्न चाहनु भएका कुराहरू गरे तिनले आफ्ना पुर्खा दाऊदले गरेका जस्तै सही कार्य गरे।

3 हिजकियाहले परमप्रभुको मन्दिरका ढोकाहरू लगाइ दिए अनि तिनीहरूलाई दृढ बनाए। हिजकियाहले मन्दिर फेरि खुल्ला गरि दिए। तिनले यो काम आफू राजा भएको पहिलो वर्षको पहिलो महीनामा गरे।

4-5 हिजकियाले पूजाहारीहरू अनि लेवीहरूलाई सभामा एक साथ गरे। तिनले तिनीहरूसित मन्दिरको पूर्व तर्फको खुल्ला आँगानमा सभा गरे। हिजकियाहले तिनीहरूलाई भने, “भरो कुरा सुन, लेवीहरू। तिमीहरूले स्वयंलाई पवित्र सेवाको निम्ति तयार गर। परमप्रभु परमेश्वरको मन्दिरलाई पवित्र सेवाका निम्ति तयार पार, उहाँ तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमेश्वर हुनु हुन्छ। मन्दिरबाट ती चीज-बीजहरू हटाइ देऊ जो त्यहाँको होइन। ती चीज बीजहरूले मन्दिरलाई शुद्ध तुल्याउँदैन।

6 हाम्रा पुर्खाहरूले परमप्रभुलाई त्याग गरे अनि आफ्ना अनुहार परमप्रभुको मन्दिरबाट टाढा फर्काए।

7 तिनीहरूले मन्दिरको दलानका ढोकाहरू थुनि दिए अनि दीपहरूमा बत्ती निभन दिए। तिनीहरूले इस्राएलका परमेश्वरलाई पवित्र स्थानमा धूप बाल्न अनि होमबलि चढाउन बन्द गरे।

8 यसर्थ परमप्रभु यहदा अनि यश्शलेमका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनु भयो। परमप्रभुले तिनीहरूलाई दण्ड दिनु भयो। अरू मानिसहरू भयभीत भए अनि विचलित भए जब तिनीहरूले देखे परमप्रभुले यहदा अनि यश्शलेमका मानिसहरूलाई के गरे। ती अन्य मानिसहरूले यहदाका मानिसहरूका निम्ति घृणा अनि लाजले आफ्ना शिरहरू हल्लाए। तिमीहरू जान्दछौ, यी कुराहरू सत्य हुन्। तिमीहरू आफ्नै आँखाले देख्न सक्छौ।

9 अनि, त्यसै कारणले गर्दा हाम्रो पुर्खाहरू युद्धमा मारिए। हाम्रा छोरा अनि छोरीहरू अनि पत्नीहरूलाई कैदी बनाइए।

10 यसकारण अब म, हिजकियाहले इस्राएलका परमप्रभु परमेश्वर सित करार गर्ने निश्चय गरेको छु। तब उहाँ हामी सित अब उप्रान्त क्रोधित हुनहुने छैन।

11 यसकारण मेरो छोराहरू, अल्लेख नबन वा अझ अधिक समय खेर नफाल। परमप्रभुले उहाँको सेवा गर्नका निम्ति तिमीहरूलाई चुन्नु भएको छ। उहाँले तिमीहरूलाई उँहाको मन्दिरमा सेवा गर्न अनि धूप बाल्नका निम्ति चुन्नु भएको छ।”

12-14 यो त्यहाँ भएका लेवीहरूको सूचीहो जसले काम गर्न शुरू गरे:

कहातका परिवारबाट अमासैका छोरा महत अनि अजर्याहका छोरा योएल थिए।

मरारीका परिवारबाट अब्दीका छोरा कौश अनि यहल्लेलका छोरा अजर्याह थिए।

गेशोनका परिवारबाट जिम्माका छोरा योआह अनि योआहका छोरा एदेन थिए।

एलीसापानका परिवारहरूबाट शिप्नी अनि यूएल थिए।

आसापका परिवारहरूबाट जकर्याह अनि मत्तन्याह थिए।

हेमानका परिवारहरूबाट यहएल अनि शिमी थिए।

यदूनका परिवारहरूबाट शमायाह अनि उज्जीएल थिए।

15 तब, यी लेवीहरूले आफ्ना दाज्य-भाइहरूलाई पनि तिनीहरू सित भेला गरे अनि स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। तिनीहरूले राजाका आदेशको पालन गरे जो परमप्रभुबाट आएको थियो। तिनीहरूले यसलाई शूद्र पार्नका निम्ति परमप्रभुको मन्दिर भित्र गए।

16 पूजाहारीहरू परमप्रभुको मन्दिरको भित्री भाग शूद्र गर्न गए। तिनीहरूले भेट्टाएका सबै अशुद्ध चीज-बीजहरू निकाले। तिनीहरूले अशुद्ध चीज-बीजहरू परमप्रभुको मन्दिरको आँगनमा ल्याए। तब लेवीहरूले ती अशुद्ध चीज-बीजहरू बाहिर किदोन बेसीमा लगे।

17 पहिलो महीनाको पहिलो दिनमा लेवीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार पार्न शुरू गरे। त्यो महीनाको आठौँ दिनमा लेवीहरू परमप्रभुको मन्दिरको दलानमा आए। अझ आठ दिन तिनीहरूले परमप्रभुको मन्दिरलाई पवित्र प्रयोगका निम्ति तयार पार्नका निम्ति सफा गरे। तिनीहरूले पहिलो महीनाको सोह्रौँ दिनमा काम पूर्ण गरे।

18 तब तिनीहरू राजा हिजकियाह कहॉ गए। तिनीहरूले तिनलाई भने, “राजा हिजकियाह, हामीले परमप्रभुको मन्दिरको, होमबलिको वेदी अनि मन्दिरका सबै चीजहरू सफा गर्यौं। हामीले रोटीका लहर राख्ने मेच त्यस मेच सित प्रयोग गरिने सबै चीहरू सहित सफा गर्यौं।

19 आहाज राजा रहेको समयमा तिनले परमेश्वरको विरुद्ध विद्रोह गरे। तिनले मन्दिरमा भएका धेरै चीजहरू फ्याँकी दिए। तर हामीले ती सबै चीजहरू राखि दियौं अनि तिनीहरूलाई तिनीहरूको विशेष प्रयोगका निम्ति तयार पार्यौं। अहिले तिनीहरू परमप्रभुको वेदी सामुने छन्।”

20 राजा हिजकियाहले शहर अधिकारीहरूलाई भेला गरे अनि भोलि पल्ट बिहानै परमप्रभुको मन्दिर सम्म गए।

21 तिनीहरूले सातवटा गोस्तहरू सातवटा भेडाहरू, सातवटा भेडाका थुमाहरू अनि सातवटा भेडाका पाठाहरू ल्याए। यी पशुहरू राज्यका पापबलिको निम्ति थिए, पवित्र स्थानलाई शूद्र तुल्याउन अनि यहदाका मानिसहरूका निम्ति थिए। राजा हिजकियाहले ती पशुहरूलाई परमप्रभुको वेदीमाथि अर्पण गर्नु भनी पूजाहारीहरूलाई आज्ञा दिए जो हासूनका सन्तानहरू थिए, तिनीहरूलाई आदेश दिए।

22 यस्मिन् पूजाहारीहरूले गोस्हरूलाई मारे अनि रगत लिए। त्यसपछि तिनीहरूले गोस्को रगत वेदीमा छर्किदिए। तब पूजाहारीहरूले भेडाका पाठाहरू मारे अनि भेडाका पाठाको रगत वेदीमा छर्किदिए।

23-24 त्यस पछि पूजाहारीहरूले बाख्राहरूलाई राजा र भेला भएका मानिसहरूको सामुने ल्याए। ती बाख्राहरू पाप बलि थिए। पूजाहारीहरूले आफ्ना हात बाख्रा माथि राखे अनि बाख्राहरूलाई मारे। पूजाहारीहरूले बाख्राको रगत द्वारा वेदीमा पाप बलि अर्पण गरे। तिनीहरूले यसो गरे जसद्वारा परमेश्वरले इस्राएलका मानिसहरूको पापलाई क्षमा गरिदिनुहुन्छ। राजाले भने कि त्यो होमबलि अनि पाप बलि इस्राएलका सबै मानिसहरूका निम्ति हुनु पर्छ।

25 राजा हिजकियाहले लेवीहरूलाई दाऊद, राजाका दशौं गाद अनि अगमवक्ता नतानले आदेश गरेका प्रकारले, ड्याम्टा, सितार अनि वीणाहरू सहित परमप्रभुको मन्दिरमा राखे। यो आदेश उहाँका अगमवक्ता मार्फत परमप्रभुबाट आएको हो।

26 यस्मिन् लेवीहरू दाऊदका वाद्य यन्त्रहरू सहित अनि पूजाहारीहरू आफ्ना तुरहीहरू सहित उभिए।

27 तब हिजकियाहले वेदीमा होमबलि चढाउने आदेश दिए। जब होमबलि शुरू भयो परमप्रभुको स्तुति गान पनि शुरू भयो। तुरहीहरू फुके अनि इस्राएलका राजा दाऊदका बाजा बजाइए।

28 सम्पूर्ण सभाले शिर झुकाए, सङ्गीतकारहरूले गाए अनि तुरही बजाउनेहरूले आ-आफ्ना तुरही होमबलि पूर्ण नभएसम्म बजाए।

29 बलिदानहरू पूरा भए पछि राजा हिजकियाह अनि तिनका साथ भएका सबै मानिसहरू तल झुके र आराधना गरे।

30 राजा हिजकियाह अनि तिनका अधिकारीहरूले लेवीहरूलाई परमप्रभुको प्रशंसा गर्न आज्ञा दिए। तिनीहरूले ती गीतहरू गाए जो दाऊद अनि दशौं आसाले लेखेका थिए। तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि प्रशन्न भए। तिनीहरू सबै झुके र परमेश्वरको आराधना गरे।

31 हिजकियाहले भने, “अब यहूदाका मानिसहरू तिमीहरूले स्वयंलाई परमप्रभु प्रति अर्पण गरिसकेकाछौं। नजिक आऊ बलि र धन्यवादको भेटी परमप्रभुको मन्दिरमा ल्याऊ।” तब मानिसहरूले बलिहरू अनि धन्यवादका भेटीहरू ल्याए। कुनै पनि व्यक्ति जसले चाहन्थे, तिनीहरूले पनि होमबलि ल्याए।

32 सभाले मन्दिरमा ल्याएका होमबलिहरू यी हुन्; 70 गोस्हरू, 100 वटा भेडाहरू अनि 200 भेडाका थुमाहरू। यी सबै पशुहरूलाई परमप्रभुका निम्ति होमबलिको रूपमा बलिदान गरिए।

33 परमप्रभुको निम्ति पवित्र भेटीहरू 600 गोस्हरू अनि 3,000 भेडा अनि बाख्राहरू थिए।

34 तर त्यहाँ होमबलिका निम्ति पशुहरूको छाला काट्ने अनि पशुहरूलाई काट्ने पर्याप्त पूजाहारीहरू थिएनन्। यस्मिन् तिनीहरूका आफन्तहरू, लेवीहरूले काम नसक्नुजेल अनि अन्य पूजाहारीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार नपारुजेल तिनीहरूलाई सहायता गरे। तिनीहरू स्वयंलाई परमप्रभुको सेवाका निम्ति तयार गर्न लेवीहरू अधिक ध्यान मग्न थिए। तिनीहरू पूजाहारीहरू भन्दा अधिक ध्यान मग्न थिए।

35 त्यहाँ अनेक होमबलि, अनि मेलबलिको बोसो अनि अर्धबलिहरू थिए। यसरी परमप्रभुको मन्दिरमा सेवा कार्य फेरि शुरू भयो।

36 हिजकियाह अनि मानिसहरू अति प्रशन्न थिए परमेश्वरले मानिसहरूका निम्ति प्रस्तुत गर्नु भएका कुराहरूको बारेमा। अनि तिनीहरू उहाँले यति चाँडो गर्नु भएकोमा खुशी थिए।

30

हिजकियाहले निस्तार चाड नया उत्सव मनाउछन्।

1 राजा हिजकियाहले इस्राएल अनि यहूदाका समस्त मानिसहरूलाई खबर पठाए। तिनले एप्रेम अनि मनशेका मानिसहरूलाई पनि पत्रहरू लेखे। हिजकियाहले ती सबै मानिसहरूलाई परमप्रभुको मन्दिरमा यरूशलेम आउनु भनी निमन्त्रण गरे, ताकि परमप्रभु इस्राएलका परमेश्वरका निम्ति तिनीहरू सबैले निस्तार चाड मनाउन सक्न।

2 उसका सबै अधिकारीहरू अनि यरूशलेमका मानिसहरूले निस्तार पर्व दोस्रो महीना गरिने कुरामा राजा हिजकियाह सहमत भए।

3 तिनीहरूले निस्तार उत्सव नियमित समयमा मनाउन सकेनन्। किन? किनभने पूजाहारीहरू पर्याप्त संख्यामा स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारेका थिएनन्। अनि अर्को कारण हो मानिसहरू यरूशलेममा भेला भएका थिएनन्।

4 त्यो सहमतीले राजा हिजकियाह अनि सम्पूर्ण सभालाई सन्तुष्ट तुल्यायो।

5 यस्मिन् तिनीहरूले इस्राएलका चारैतिर, बेथेला शहरदेखि दान शहरसम्म एउटा घोषणा गरे। तिनीहरूले मानिसहरूलाई परमप्रभु इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउनु भनी भने। इस्राएलका मानिसहरूको एक विशाल समूहले निस्तार चाड लामो समय अघि देखि त्यस प्रकारले मनाउन पाएका थिएनन् जुन प्रकारले मोशाको व्यवस्थाले यसलाई मनाउनु भनेका थिए।

6 यस्मिन् सन्देश बाहकहरू राजा अनि अधिकारीहरू राजाले आज्ञा गरे झैं पत्रहरू लिएर इस्राएल अनि यहूदा भरि गए। ती पत्रहरूमा यस्तो भनिएको थियो:

“इस्राएलका छोरा-छोरीहरू, परमप्रभु, परमेश्वर तर्फ फर्केर आऊ जसका आज्ञा अब्राहाम, इसहाक अनि इस्राएलले पालन गर्दथे। तब परमेश्वरका मानिसहरू तिमीहरू जो अझ सम्म जीवित छौ अनि अशशरका राजाको अधिकारबाट उम्केका छौ। तिमीहरू कहाँ परमेश्वर फर्की आउनु हुनेछ।

7 तिमीहरू आफ्ना पिताहरू अनि दाज्यू-भाइहरू जस्तो नहोओ। परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्थ्यो, तर तिनीहरू उहाँको विरुद्ध फर्के यस्मिन् परमप्रभुले मानिसहरूलाई तिमीहरू प्रति तिरस्कार गर्ने अनि तिनीहरूको बारेमा नराप्नो भन्ने बनाइदिएन थियो। तिमीहरू तिमीहरूका आफ्ने आँखाले देख्न सक्छौ कि यो साँचो हो।

8 तिमीहरूका पुर्खाहरू जस्तै तिमीहरू ढीठ नबन। तर साँचो हृदयले परमप्रभुको आज्ञा पालन गर। सर्वाधिक पवित्र स्थानमा आऊ। परमप्रभुले महा पवित्र स्थानलाई सधैका निम्ति पवित्र तुल्याउनु भएको छ। परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। तब परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूबाट टाढा फर्कने छ।

9 यदि तिमीहरू फर्की आयौ भने अनि परमप्रभुको आज्ञा पालन गर्थौ भने, तब तिम्रा आफन्तहरू अनि तिम्रा केटा-केटीहरूले ती मानिसहरूबाट दया पाउने छन् जसले तिनीहरूलाई कैद गरे। अनि तिम्रा आफन्तहरू अनि तिम्रो केटा-केटीहरू यो देशमा फर्की आउने छन्। परमप्रभु तिम्रा परमेश्वर दयालु अनि कृपालु हुनुहुन्छ। उहाँ तिमीहरूबाट टाढा फर्कनु हुने छैन यदि तिमीहरू उहाँ कहाँ फर्की आयौ भने।”

10 सन्देश वाहकहरू एप्रेम अनि मनशेका क्षेत्रका प्रत्येक शहरमा गए। तिनीहरू जबूलन क्षेत्र सम्म गए। तर मानिसहरू ती दूतहरू प्रति हाँसे अनि तिनीहरूको खिल्ली उडाए।

11 तर, आशेर, मनशे अनि जबूलनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए।

12 यहूदाका पनि परमेश्वरको शक्तिले मानिसहरूलाई संगठित तुल्याए जस द्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।

- 13 धेरै मानिसहरू दोस्रो महीनामा अखमिरी रोटीको चाड मनाउनका निम्ति यस्जलेममा साथ आए। यो एउटा अत्यन्त विशाल भीड थियो।
- 14 ती मानिसहरूले यस्जलेमका वेदीहरू निकाले जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले सबै धूप वेदीहरू पनि हटाए जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले ती वेदीहरूलाई किद्वाने बेसीमा फ्याँकि दिए।
- 15 त्यस पछि तिनीहरूले दोस्रो महीनाको चौदौं दिनमा निस्तार चाडको थुमाको पाठा मारे। पूजाहारी अनि लेवीहरू लज्जित भए। तिनीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार गरे। पूजाहारी अनि लेवीहरूले परमप्रभुको मन्दिर भित्र होमबलिहरू ल्याए।
- 16 तिनीहरूले मोशा, परमेस्वरको व्यक्तिका व्यवस्थामा भनिएको जस्तै प्रकारले मन्दिरमा आफ्ना नियमित स्थानहरू लिए। लेवीहरूले रगत पूजाहारीहरूलाई दिए। तब पूजाहारीहरूले रगतलाई वेदीमा छर्किए दिए।
- 17 त्यहाँ समूहमा धेरै मानिसहरू थिए जसले स्वयंलाई पवित्र सेवाका निम्ति तयार राखेका थिएनन्, यसर्थ तिनीहरूलाई निस्तार चाडको थुमाको पाठालाई मार्ने अनुमति थिएन। त्यसै कारणले हरेक व्यक्तिका निम्ति, जो शुद्ध थिएन, निस्तार चाडको थुमाको पाठालाई मार्ने जिम्मा लेवीहरू थियो। लेवीहरूले प्रत्येक थुमाका पाठालाई परमप्रभुका निम्ति पवित्र बनाए।
- 18-19 एप्रैम, मनश्शे, इस्साकार अनि जबलूनका धेरै मानिसहरूले स्वयमलाई निस्तार चाडका निम्ति उचित ढङ्गले तयार पारेका थिएनन्। तिनीहरूले मोशाको व्यवस्थामा भनेको प्रकारले ठीक ढङ्गले निस्तार चाड मनाएनन्। तर हिजकियाहले ती मानिसहरूका निम्ति प्रार्थना गरे। यसर्थ हिजकियाहले यो प्रार्थनामा यो भने, “परमप्रभु परमेस्वर, तपाईं असल हुनुहुन्छ। यी मानिसहरू साँच्चै तपाईंको आराधना उचित ढङ्गले गर्न चाहन्थे, तर तिनीहरूले व्यवस्थामा भने अनुसार स्वयंलाई शुद्ध पारेनन्। कृपया ती मानिसहरूलाई क्षमा गरिदिनु होस्। तपाईं परमेस्वर हुनुहुन्छ जसको आज्ञा हाम्रो पुर्खाहरू मान्थे। यदि कसैले महा-पवित्र स्थानको नियम अनुसार स्वयंलाई शुद्ध नपारेको भएता पनि क्षमा गरिदिनु होस्।”
- 20 परमप्रभुले राजा हिजकियाहको प्रार्थना सुनिदिनु भयो। परमप्रभुले मानिसहरूलाई क्षमा प्रदान गर्नु भयो।
- 21 यस्जलेममा इस्राएलका केटा-केटीहरूले अखमिरी रोटीको उत्सव सात दिन सम्म मनाए। तिनीहरू अत्यन्त प्रसन्न थिए। लेवी अनि पूजाहारीहरूले आफ्ना पूरा शक्ति लिएर प्रतिदिन परमप्रभुको स्तुति गरे।
- 22 राजा हिजकियाहले ती सबै लेवीहरूलाई उत्साह दिए जसले परमप्रभुको सेवा कसरी गर्नु पर्छ सो राम्रोसित जान्दथे। मानिसहरूले त्यो उत्सव सात दिनसम्म मनाए अनि मेलबलि अर्पण गरे। तिनीहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेस्वरलाई धन्यवाद चढाए अनि स्तुति गरे।
- 23 समस्त मानिसहरू अझ सात दिन बस्न सहमत भए। तिनीहरूले निस्तार चाड अझ सात दिन मनाउदा तिनीहरू अति प्रसन्न रहे।
- 24 हिजकियाह, यह्दाका राजाले 1,000 गोर्हरू अनि 7,000 भेडाहरू मार्नु र खानु भनी सभालाई दिए। प्रमुखहरूले 1,000 गोर्हरू अनि 10,000 भेडाहरू सभालाई दिए। धेरै पूजाहारीहरूले तिनीहरू स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे।
- 25 यह्दाका सम्पूर्ण सभा, पूजाहारीहरू, लेवीहरू, सम्पूर्ण सभा जो इस्राएलबाट आएका थिए अनि यात्रीहरू जो इस्राएलबाट आएर यह्दामा पुगेका थिए ती सबै मानिसहरू अत्यन्त प्रसन्न थिए।
- 26 यसरी यस्जलेममा अति ठूलो रमाहट थियो। यस किसिमको समारोह जस्तो इस्राएलका राजा दाऊदका छोरा सुलेमानको समय देखि यता अरु कुनै कुरा भएको थिएन।
- 27 पूजाहारीहरू अनि लेवीहरू उभिए अनि मानिसहरूलाई आशीर्वाद दिनु भनी परमप्रभु सित प्रार्थना गरे। परमेस्वरले तिनीहरूका प्रार्थना सुनिदिनु भयो। तिनीहरूको प्रार्थना स्वर्गमा परमप्रभुको पवित्र मन्दिर सम्म पुग्यो।

31

राजा हिजकियाहले सुधार गर्छन्

- 1 निस्तार चाडको समारोह समाप्त भयो। इस्राएलका मानिसहरू जो निस्तार चाडका निम्ति यस्जलेममा थिए यह्दाका शहरहरूतिर गए। तब तिनीहरूले पवित्र खामाहरू तोडिदिए जो त्यो शहरहरूमा थिए। ती पवित्र खामाहरू असत्य देवताहरूको लागि अर्पण गरिएका थिए। मानिसहरूले अशेर स्तम्भहरू पनि काटि दिए। अनि तिनीहरूले यह्दा अनि बिन्यामीन क्षेत्र भरिका उच्च स्थानहरू अनि वेदीहरू नष्ट गरिदिए। मानिसहरूले एप्रैम अनि मनश्शे क्षेत्रमा त्यसै गरे। मानिसहरूले असत्य देवताहरूको पूजा गर्नमा प्रयोग गरिने सबै चीज-बीजहरू नष्ट नभए सम्म यस्ता कुराहरू गरिरहे। त्यसपछि सबै इस्राएलीहरू आ-आफ्ना शहरमा घर तिर फर्के।
- 2 पूजाहारी अनि लेवीहरू समूहहरूमा विभक्त गरिएका थिए अनि प्रत्येक समूहले गर्नु पर्ने आफ्नै विशेष कामहरू थिए। यसर्थ राजा हिजकियाहले यी समूहहरूलाई आफ्ना कामहरू गर्न शुरू गर्नु भने। यसर्थ पूजाहारी अनि लेवीहरूले फेरि होमबलि अनि मेलबलि चढाउने काम गर्न थाले। अनि तिनीहरूको काम मन्दिरमा सेवा गर्नु, अनि गाउनु अनि परमप्रभुको मन्दिरको द्वारमा परमेस्वरको स्तुति गर्नु थियो।
- 3 हिजकियाहले तिनका आफ्नै केही पशुहरू होमबलिका निम्ति चढाउनु भनी दिए। यी पशुहरूलाई दैनिक होमबलिका निम्ति प्रयोग गरिन्थ्यो जो प्रत्येक विहान अनि प्रत्येक साँझ गरिन्थ्यो। यी पशुहरूलाई विश्रामका दिनहरूमा, औसीका उत्सवहरूमा अनि अन्य विशेष उत्सवहरूमा चढाइन्थ्यो। यसलाई परमप्रभुको व्यवस्थामा लेखिएको जस्तै रूपमा गरिन्थ्यो।
- 4 मानिसहरूले आफ्ना फसल अनि बस्तुहरूको एक अंश पूजाहारी अनि लेवीहरूलाई दिनु पर्ने थियो। यसर्थ हिजकियाहले यस्जलेममा बसे मानिसहरूलाई तिनीहरूका भाग दिनु भनी आदेश गरे। यस रीतले पूजाहारी अनि लेवीहरूले आफ्ना पूरा समय त्यसो गर्नमा लगाउन सक्ने छन् जो व्यवस्थाले तिनीहरूलाई गर्नु भनेको छ।
- 5 देश भरिका मानिसहरूले यो आदेशको बारेमा सुने। यसर्थ इस्राएलका मानिसहरूले आफ्ना अन्न, दाख, तेल, मह अनि तिनीहरूले आफ्ना खेतहरूमा उमार्का सबै चीजहरूको फसलको पहिलो भाग दिए। तिनीहरूले यी धेरै चीजहरूका दशौं भाग ल्याए।
- 6 यह्दामा बसे इस्राएलीहरू अनि यह्दाका मानिसहरूले पनि आफ्ना गाई बस्तु अनि भेडाका एक-दशौं भाग ल्याए। तिनीहरूले ती चीजहरूको एक-दशौं अंश पनि ल्याए जसलाई विशेष स्थानमा राखिन्थ्यो जो केवल परमप्रभुको निम्ति थियो। यी सबै चीज-बीजहरू तिनीहरूले आफ्ना परमप्रभु परमेस्वरको निम्ति ल्याए। तिनीहरूले ती सबै चीज-बीजहरू थाक पारेर राखे।
- 7 मानिसहरूले ती चीज-बीजहरू तेस्रो महीना तिर ल्याउन शुरू गरे अनि सातौं महीनामा संग्रहको काम पूरा गरे।
- 8 जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो संग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे।
- 9 तब हिजकियाहले पूजाहारी अनि लेवीहरूलाई चीज बीजको रासको बारेमा सोधे।
- 10 अजर्थाह, सादोकका परिवारका प्रधान पूजाहारीले हिजकियाहलाई भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा भेटीहरू ल्याउन थालेको समय देखि हामीले प्रशस्त खाने कुरा पाएका छौं। हामीले हाम्रो पेठ नभरिए सम्म खाएका छौं अनि अझ पनि प्रशस्त मात्रामा उत्रिएका छन। साँच्चै परमप्रभुले आफ्ना मानिसहरूलाई आशीर्वाद दिनु भएको छ। त्यसै कारणले हामी सित यति धेरै उत्रिएका छन।”
- 11 तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो।

12 तब पूजाहारीहरूले भेटीहरू, दशौं अंशहरू अनि अन्य चीज-बीजहरू ल्याए जो केवल परमप्रभुलाई अर्पण गर्नु पर्ने थियो। संग्रह गरिएका ती सबै चीज बीजहरूलाई मन्दिरमा भण्डार कक्षहरूमा राखियो। लेवी कोनन्याह ती सबै चीजहरूका जिम्मावार रहे जो संग्रह गरिएका थिए। ती चीजहरूका दोस्रो जिम्मावार व्यक्ति शिमी थिए। शिमी कोनन्याहका भाइ थिए।

13 कोनन्याह अनि तिनका भाइ शिमी यी मानिसहरूका निरीक्षक थिए: यहीएल, अज्याहा, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिसमक्याह, महत अनि बनायाह। राजा हिजकियाह अनि परमप्रभुको मन्दिरको जिम्मावार रहेका अधिकारी अजर्याहले ती मानिसहरूलाई चुने।

14 ती भेटीहरूका जिम्माका थिए कोरे जो मानिसहरूले मुक्त रूपले परमेश्वरलाई अर्पण गरेका थिए। तिनी ती संग्रह गरिएका बस्तुहरू दिइ पठाउने जिम्माका थिए जो परमप्रभुलाई अर्पण गरिएका थिए। अनि तिनी ती भेटीहरू दिइ पठाउने जिम्माका थिए जो परमप्रभुका निम्ति पवित्र तुल्याईका थिए। कोरे पूर्व द्वारका द्वारपाल थिए। तिनका पिताको नाउँ लेवी थिन्ना थियो।

15 एदेन, मिन्यामीन, येशअ, शमायाह, अमर्याह अनि शकन्याहले कोरेलाई सघाउँथे। ती मानिसहरूले शहरहरूमा विश्वास पूर्वक सेवा गर्थे जहाँ पूजाहारीहरू बस्दथे। तिनीहरूले चीज बिजहरूको संग्रह पूजाहारीहरू को प्रत्येक समूहका आफ्ना आफन्तहरूलाई दिन्थे। तिनीहरूले त्यस्तै कुराहरू अधिक प्रमुख मानिसहरूलाई अनि अल्प प्रमुख मानिसहरूलाई दिन्थे।

16 यी मानिसहरूले चीज-बीजहरूको संग्रह तीन वर्ष अनि त्यस भन्दा अधिक उमेरका पुरुषहरूलाई पनि दिन्थे जसका नाउँ लेवी पारिवारिक इतिहासहरूमा थिए। यी सबै पुरुषहरू तिनीहरूको जिम्माका कामहरू गर्न दैनिक सेवाका निम्ति परमप्रभुको मन्दिरमा प्रवेश गर्नु पर्दथ्यो। प्रत्येक लेवी समूहको तिनीहरूको आफ्नै जिम्मावारी थियो।

17 पूजाहारीहरूलाई संग्रहको तिनीहरूको भाग दिइन्थ्यो। यो काम परिवारहरूद्वारा पारिवारिक इतिहासहरूमा लेखिएका तरीकाले गरिन्थ्यो। बीस वर्ष अनि त्यस भन्दा अधिक उमेरका लेवीहरूलाई संग्रहका तिनीहरूका अंश दिइन्थ्यो। यो काम तिनीहरूको जिम्मावारी अनि समूह अनुसार गरिन्थ्यो।

18 लेवी का नानीहरू, पत्रीहरू, छोरा अनि छोरीहरूले पनि संग्रहका अंश पाउँथे। यसो सबै लेवीहरूका निम्ति गरिन्थे जसका नाउँ पारिवारिक इतिहासहरूमा लेखिएका थिए। यस्तो भयो किनभने लेवीहरू सदैव स्वयंलाई पवित्र राख्न अनि सेवाका निम्ति तयार राख्नमा विश्वासी थिए।

19 हासनका केही सन्तानहरू पूजाहारीहरूका, शहरहरूको नजिक जहाँ लेवीहरू बस्दथे, केही कृषि भूमिहरू थिए। अनि हासनका केही सन्तानहरू शहरहरूमा पनि बस्दथे। ती प्रत्येक शहरहरूमा मानिसहरूलाई, हासनका यी सन्तानहरूलाई संग्रहका अंश दिनका निम्ति नाउँ द्वारा चुनिन्थे। पुरुषहरू अनि लेवीहरूको पारिवारिक इतिहासहरूमा नाउँ लेखिएका ती सबैले संग्रहका अंश पाउँथे।

20 यसरी राजा हिजकियाहले यहूदाका ती अरुत कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो।

21 तिनले शुरू गरेका हरेक काममा तिनले सफलता प्राप्त गरे—परमेश्वरको मन्दिरको सेवामा, व्यवस्था अनि आदेशहरूको पालनमा अनि आफ्ना परमेश्वरको अनुसरण गर्नामा। हिजकियाहले यी सबै कुराहरू आफ्ना सम्पूर्ण हृदयले गरे।

32

अशरूका राजाले हिजकियाहलाई सताउँछन्

1 हिजकियाहले यी सबै कुराहरू विश्वास पूर्वक गरि सकेपछि, अशरूका राजा सनहेरीब यहूदा देश माथि आक्रमण गर्न आए। सनहेरीब अनि तिनका सेनाले किल्लाका बाहिर छाउनी बसाए। तिनले यसो गरे जसमा कि ती शहरहरूलाई परास्त गर्नका निम्ति तिनले योजना बनाउन सक्न्। सनहेरीब ती शहरहरूलाई आफ्नै निम्ति जित्र चाहन्थे।

2 हिजकियाहले जान्दथे कि सनहेरीब यस्शलेममा यसलाई आक्रमण गर्न आएको हो।

3 तब हिजकियाहले आफ्ना अधिकारीहरू अनि सैनिक अधिकारीहरू सित कुरा-कानी गरे। तिनीहरू सबै शहर बाहिरका जल स्रोतका पानी रोकि दिन सहमत भए। ती अधिकारीहरू अनि सैन्य अधिकारीहरूले हिजकियाहलाई सहयोग गरे।

4 धेरै मानिसहरू साथ आए अनि सबै जल-स्रोत अनि देशको मध्य भागबाट बग्ने खोलालाई बन्द गरिदिए। तिनीहरूले भने, “अशरूका राजाले अधिक पानी पाउने छैन जब तिनी यहाँ आउँछन्।”

5 हिजकियाहले यस्शलेमलाई अझ अधिक सुदृढ बनाए। तिनले यो काम यसरी गरे: तिनले पर्खालका सबै अंशहरू फेरि बनाए जो भक्तिएका थिए। तिनले पर्खाल माथि किल्लाहरू बनाए। तिनले पहिलो पर्खालको बाहिर पट्टि अर्को पर्खाल पनि निर्माण गरे। तिनले यस्शलेमको पुरानो अंशको पूर्व तिरको सुदृढ स्थानहरूलाई फेरि निर्माण गरे। तिनले अनेक हतियारहरू अनि ढालहरू बनाए।

6-7 हिजकियाहले युद्धका अधिकारीहरूलाई मानिसहरू प्रति जिम्मावार रहुनका निम्ति चुने। तिनले यी अधिकारीहरूसित शहर द्वार नजिकको खुल्ला स्थानमा भेट गरे। हिजकियाहले ती अधिकारीहरूसित कुरा-कानी गरे अनि तिनीहरूलाई उत्सहित तुल्याए। तिनले भने, “दृढ अनि साहसी बन। अशरूका राजा वा तिनीसित भएका विशाल सेनासित नडराऊ वा सर्ता नगर। अशरूका राजा जो तिनीसित भएको शक्ति भन्दा हामीसित महान शक्ति छ।”

8 अशरूका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाइँहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए।

9 अशरूका राजा सनहेरीब अनि तिनका सबै सेनाहरू लाकेश शहरको नजिकमा छाउनी लाएर बसेका थिए जसमा कि तिनीहरूले यसलाई परास्त गर्न सक्न्। तब सनहेरीबले आफ्ना अधिकारीहरूलाई यहूदाका राजा हिजकियाह अनि यस्शलेमका सबै मानिसहरूका निम्ति सनहेरीबाका अधिकारीहरूसित संदेश थियो।

10 तिनीहरूले भने, “अशरूका राजा सनहेरीब यसो भन्नु हुन्छ, ‘तिमीहरू के कुरामा विश्वास गर्छौं जसले तिमीहरूलाई युद्धको स्थितिमा पनि यस्शलेममा बसिरहन सिकायो?’

11 हिजकियाहले तिमीहरूलाई मूर्ख बनाउँदै छन्। तिमीहरूलाई छल गरेर यस्शलेममा बसिरहन लाएका छन् जसमा कि तिमीहरू भोक र तिर्खाँद्वारा मर्ने छौं। हिजकियाहले तिमीहरूलाई भन्छन्, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अशरूका राजा देखि बचाउनु हुन्छ।”

12 हिजकियाह आफैले परमप्रभुको उच्च स्थानहरू अनि वेदीहरू हटाए। तिनले तिमी यहूदा अनि यस्शलेमका मानिसहरूलाई भने कि तिमीहरूले केवल एउटा वेदीमा मात्र पूजा गर्नु पर्छ अनि धूप बाल्नु पर्छ।

13 निम्नय नै तिमीहरू जान्दछौ कि मेरा पर्खाहरू अनि मैले अन्य देशका मानिसहरू प्रति के गरेका छु? अन्य देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाउने सकेनन्। ती देवताहरूले तिनीहरूका मानिसहरूलाई नष्ट गर्न देखि मलाई रोक्न सकेनन्।

14 मेरा पर्खाहरूले ती देशहरूलाई ध्वंस गरे। कुनै यस्तो देवता छैन जसले मलाई उहाँका मानिसहरूलाई नष्ट गर्न देखि रोक्न सक्छन्। यसर्थ तिमी देवताले तिमीहरूलाई म बाट बचाउने सक्छन् भनी तिमी सोच्छौ?

15 हिजकियाहलाई तिमीहरूले मूर्ख तुल्याउन वा तिमीहरूलाई छलन नदेऊ। तिनी प्रति विश्वास नगर किनभने कुनै राष्ट्र वा राज्यका कुनै पनि देवता आफ्ना मानिसहरूलाई म वा मेरा पुर्खाहरूबाट बचाउन कहिले पनि समर्थ भएनन्। यसर्थ तिम्रा देवताले तिमीहरूलाई नष्ट गर्न बाट मलाई रोक्न सक्छन् भनी नसोच।”

16 अश्ररका राजाका अधिकारीहरूले परमप्रभु परमेश्वरको विरुद्ध अनि परमेश्वरका सेवक हिजकियाहको विरुद्ध अत्यन्त नराम्रा कुराहरू भने।

17 अश्ररका राजाले पत्रहरू पनि लेखे जसमा परमप्रभु इझाएलका परमेश्वरको अपमान गरिएको थियो। यी शब्दहरू अश्ररका राजाद्वारा पत्रहरूमा भनेको थिए: “अन्य राष्ट्रहरूका देवताहरूले तिनीहरूका मानिसहरूलाई ध्वंस गर्नबाट मलाई रोक्न सकेनन्। यस्तै प्रकारले हिजकियाहका परमेश्वरले उहाँका मानिसहरूलाई ध्वंस गर्नबाट मलाई रोक्न समर्थ हुने छैनन्।”

18 तब अश्ररका राजाका अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई जोडले कराए जो शहरका पर्खालमा थिए। ती अधिकारीले हिब्रू भाषा प्रयोग गरे। जब तिनीहरू माथि भएका मानिसहरू प्रति कराए। अश्ररका राजाका ती अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई भयभीत तुल्याउन भनी यसो गरे। तिनीहरूले ती कुराहरू भने जसद्वारा तिनीहरू यरूशलेम शहरलाई कब्जा गर्न सक्न्।

19 ती अधिकारीहरूले संसारका मानिसहरूले पूजा गर्ने देवताहरूको विरुद्ध नराम्रा कुराहरू भने। ती देवताहरू केवल मानिसहरूले अपना हातहरू द्वारा बनाएका कुराहरू हुन्। त्यही प्रकारले, ती अधिकारीहरूले त्यस्तै नराम्रा कुराहरू यरूशलेमका परमेश्वरको विरुद्ध भने।

20 राजा हिजकियाह अनि अगमवक्ता यशैया-आमोसका छोरोले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले दूरो आवाजमा स्वर्गतिर हैर प्रार्थना गरे।

21 तब परमप्रभुले अश्ररका राजाको छाउनीमा एक स्वर्गदूतलाई पठाउनु भयो। त्यो स्वर्गदूतले अश्ररी सेनाका सबै सैनिकहरू अनि प्रमुखहरू र अधिकारीहरूलाई मारिदिए। यसर्थ अश्ररका राजा आफ्नै देशतर्फ फर्किए, अनि तिनका मानिसहरू तिनी प्रति लज्जित थिए। तिनी आफ्ना देवताको मन्दिर भित्र गए अनि तिनका आफ्नै केही छोराहरूले तिनलाई त्यही तरवार द्वारा मारिदिए।

22 यसरी परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूलाई अश्ररका राजा सनहरीब अनि सबै अन्य मानिसहरूबाट बचाउनु भयो। परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूको हेरचाह गरिदिनु भयो।

23 धेरै मानिसहरूले यरूशलेममा परमप्रभुका निम्ति उपहारहरू ल्याए अनि यहूदाका राजा हिजकियाहका निम्ति मूल्यवान वस्तुहरू ल्याए। त्यस समयदेखि सबै राष्ट्रहरूले हिजकियाहलाई सम्मान गरे।

24 ती दिनहरूमा हिजकियाह सबै बिरामी भए अनि मृत्युको नजिक पुगे। तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभु हिजकियाहसित बोल्नु भयो अनि तिनलाई संकेत दिनु भयो।

25 तर हिजकियाहको हृदय घमण्डले भरिएको थियो, यसर्थ तिनले परमेश्वरको दयालुपन प्रति परमेश्वरलाई धन्यवाद चढाएनन्। यसै कारणले गर्दा परमेश्वर हिजकियाह अनि यहूदा र यरूशलेमका मानिसहरू प्रति क्रोधित हुनु भयो।

26 तर हिजकियाह अनि यरूशलेममा बसे ती मानिसहरूले तिनीहरूको हृदय र जीवनलाई परिवर्तन गरे। तिनीहरू नम्र भए र घमण्ड गर्न छोडे त्यसकारण हिजकियाह जीवित रहेसम्म परमप्रभुको क्रोध तिनीहरूमाथि परेन।

27 हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए।

28 हिजकियाहका अन्न, नयाँ दाख मद्य अनि तेलहरू, ती मानिसहरूले पठाएका वस्तुहरू, राख्ने भण्डारहरू थिए। तिनका सबै किसिमका पशुहरू राख्ने पशुशालाहरू अनि भेडाहरू राख्ने खँकहरू थिए।

29 हिजकियाहले अनेक शहरहरू पनि निर्माण गरे अनि तिनले धेरै भेडा अनि गाई बक्तुहरूका बथानहरू पनि प्राप्त गरे। परमेश्वरले हिजकियाहलाई धेरै धन-सम्पत्ति दिनु भयो।

30 यो हिजकियाह नै थिए जसले यरूशलेममा गीहोन जल स्रोतको माथिल्लो स्रोत बन्द गरिदिए अनि ती पानीलाई दाऊदको शहरको पश्चिम तर्फ बगेर जाने तुल्याए। अनि तिनले गरेका हरेक कुरामा हिजकियाह सफल रहे।

31 एक समयमा बाबेलका प्रमुखहरूले हिजकियाह कहाँ दूतहरू पठाए। ती दूतहरूले एक अदभुत संकेतको बारेमा सोधे जो राष्ट्रहरूमा प्रकट भएको थियो। जब तिनीहरू आए, परमेश्वरले तिनको परीक्षा गर्न अनि हिजकियाहको मनमा के छ ती सबै जान्नका निम्ति हिजकियाहलाई एकलै छाड्नु भयो।

32 हिजकियाहले गरेका अन्य कुराहरू र उनको परमेश्वर प्रतिको विश्वासयोग्यता, आमोसका छोरो यशैया अगमवक्ताको दर्शन भनिने पुस्तक अनि यहूदा अनि इझाएलका राजाहरूका इतिहास भनिने पुस्तकमा लेखिएका छन्।

33 हिजकियाहको मृत्यु भयो अनि आफ्ना पुर्खाहरूसित गाडिए। मानिसहरूले हिजकियाहलाई डाँडामा गाडे जहाँ दाऊदका पुर्खाहरूका चिहानहरू छन्। यहूदाका अनि यरूशलेममा बसे सबै मानिसहरूले हिजकियाहलाई सम्मान प्रदान गरे जब तिनको मृत्यु भयो। मनशेले हिजकियाहका स्थानमा नयाँ राजा भए। मनशेले हिजकियाहका छोरा थिए।

33

मनशेले यहूदाका राजा

1 मनशेले बाह्र वर्ष उमेरका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा पचपन्न वर्ष सम्म राजा भए।

2 मनशेले ती कामहरू गरे जो परमप्रभुले गर्त्ती हो भन्नुभयो। तिनले ती राष्ट्रहरूका भयानक अनि पाप पूर्ण तरिका अनुसरण गरे जसलाई परमप्रभुले इझाएलका मानिसहरूको सामुने देशबाट निस्कन वाध्य तुल्याउनु भएको थियो।

3 मनशेले उच्च स्थानहरू फेरि निर्माण गरे जसलाई हिजकियाह तिनका पिताले भत्काइदिएका थिए। मनशेले बाल देवताहरूका निम्ति वेदीहरू निर्माण गरे अनि अशेरा स्तम्भहरू खडा गरे। तिनी तारा-मण्डललाई शिर झुकाउथे अनि ती नक्षत्र समूहका पूजा गर्थे।

4 मनशेले असत्य देवताहरूको निम्ति वेदीहरू परमप्रभुको मन्दिरमा बनाए। परमप्रभुले मन्दिरको बारेमा भन्नुभएको थियो, “मेरो नाउँ सदैव यरूशलेममा रहनेछ।”

5 तर मनशेले परमप्रभुका दुइ आँगनहरूमा सारा तारा-मण्डलहरूका निम्ति वेदीहरू निर्माण गरे।

6 मनशेले बलिको निम्ति आफ्नै छोरा-छोरीहरूलाई पनि बेन हिन्नोमको बेसीमा होम गरे। मनशेले भविष्य भन्ने, जोखाना हेर्ने, जादू-टुना गर्ने काम गरेर जादूको प्रयोग पनि गरे। तिनले मृत आत्मासित कुरा-कानी गर्ने र भूत-प्रेतहरूसित कुरा-कानी गरे। मनशेले धेरै कुराहरू गरे जसलाई परमप्रभुले गर्त्ती हो भन्नु भयो अनि यसले परमप्रभुलाई क्रोधित तुल्यायो।

7 मनश्शेले एउटा मूर्तिको शालिग बनाए अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखे। त्यही मन्दिर जसको बारेमा परमेश्वरले दाऊद अनि तिनका छोरा सुलेमान सित कुरा-कानी गर्नु भएको थियो। परमेश्वरले भन्नु भएको थियो, “म मेरो नाउँ जो मन्दिर अनि यस्शलेम त्यो शहरमा राख्छ जसलाई मैले सबै परिवार समूहका सबै शहरहरूबाट चुनेको छु, अनि मेरो नाउँ सदा सर्वदा त्यहाँ रहने छ।

8 म इस्राएलीहरूलाई फेरि यो भूमिबाट बाहिर गर्ने छैन जसलाई मैले तिनीहरूका पुर्खाहरूलाई दिनुका निम्ति चुनें। तर मैले तिनीहरूलाई दिएका सबै आदेशहरू तिनीहरूले पालन गर्नु पर्ने छ। इस्राएलका मानिसहरूले सबै व्यवस्था, विधि अनि आदेशहरू पालन गर्नु पर्ने छ जो तिनीहरूलाई दिनु भनी मैले मोशालाई दिएँ।”

9 मनश्शेले यहूदाका मानिसहरू अनि यस्शलेममा बस्ने मानिसहरूलाई गल्ती कुरा गर्न उत्साहित तुल्याए। तिनीहरू ती राष्ट्रहरू भन्दा अति नराम्रा थिए जो यो भूमिमा इस्राएलीहरू भन्दा अघि थिए अनि परमप्रभुले ती मानिसहरूलाई नष्ट गर्नु भएको थियो।

10 परमप्रभुले मनश्शे अनि तिनका मानिसहरू सित कुरा-कानी गर्नु भयो, तर तिनीहरूले सुन्न अस्वीकार गरे।

11 यस्तै परमप्रभुले यहूदामाथि आक्रमण गर्नका निम्ति अशूरका राजाका सेनाका सेनापतिहरू ल्याउनु भयो। ती सेनापतिहरूले मनश्शेलाई पक्रे अनि तिनलाई आफ्ना बन्दी बनाए। तिनीहरूले तिनलाई अंकुशहरू लगाइ दिए अनि हातमा पित्तलका साङ्गलाहरू लगाइ दिए अनि तिनलाई बाबेल देशमा लगे।

12 जब तिनी माथि यी दुःख कष्ट आई पर्यो तब मनश्शेले तिनका परमप्रभु परमेश्वरबाट सहायताको निम्ति बिन्ती गरे। मनश्शेले आफ्ना पुर्खाहरूका परमेश्वर समक्ष स्वयंलाई बिनम्र तुल्याए।

13 मनश्शेले परमेश्वरसँग प्रार्थना गरे अनि तिनलाई सहायता गर्नु होस् भनी परमेश्वरसित बिन्ती गरे। परमप्रभुले मनश्शेको प्रार्थना सुन्नु भयो अनि तिनका निम्ति दुःखित हुनु भयो। परमप्रभुले तिनलाई यस्शलेम अनि तिनका सिंहासनमा फर्केर जान दिनु भयो। तब मनश्शेले जाने परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ भनी।

14 त्यो घटना भए पछि, मनश्शेले दाऊद शहरको निम्ति एक बाहिरी पर्खाल निर्माण गरे। यो पर्खाल किद्रोन बेंसीको गीहोन जलस्रोतको पश्चिमतिर, मात्स्थ फाटकको प्रवेशद्वार तिर अनि ओपेल डाँडाको वरिपरि फैलिएको थियो। तिनले पर्खाल अत्यन्त अग्लो बनाए। त्यसपछि तिनले यहूदाका सबै किल्लाहरूमा अधिकारीहरू राखे।

15 मनश्शेले ती विचित्र मूर्तिदेवताहरू हटाए। तिनले परमप्रभुको मन्दिरबाट मूर्ति निकाले। तिनले मन्दिर डाँडामा अनि यस्शलेममा तिनले निर्माण गरेका सबै वेदीहरू हटाए। मनश्शेले ती सबै वेदीहरू यस्शलेम शहर बाहिर निकाले।

16 तब उसले परमप्रभुको वेदी स्थापना गरे अनि त्यसमा मेलबलि अनि धन्यवादका उपहारहरू अर्पण गरे। मनश्शेले यहूदाका सबै मानिसहरूका निम्ति परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नु भनी एक आदेश गरे।

17 मानिसहरूले उच्च-स्थानहरूमा बलिहरू चढाउन थाले, तर तिनीहरूका बलिहरू केवल परमप्रभु तिनीहरूका परमेश्वर निम्ति थिए।

18 मनश्शेले गरेका अन्य कुराहरू, अनि तिनका परमेश्वरसित तिनका प्रार्थना अनि दर्शीहरूका वचनहरू जसले परमप्रभु इस्राएलका परमेश्वरबाट मनश्शेलाई दिएका वचनहरू यी सबै कुराहरू, इस्राएलका राजाहरूको अधिकारिक उल्लेख नाउँका पुस्तकमा लेखिएका छन्।

19 मनश्शेको प्रार्थना परमेश्वरले कसरी सुनीदिनु भयो अनि तिनी प्रती दुःखित हुनु भयो, सो दर्शीहरूको पुस्तकमा लेखिएको छ। मनश्शेका तिनी स्वयं बिनम्र हुनु भन्दा अधिका पापहरू र गल्तीहरू, ती स्थानहरू जहाँ तिनले उच्च स्थानहरू निर्माण गरेका थिए अनि अशेरा स्तम्भहरू स्थापित गरेका थिए सो पनि दर्शीहरूको पुस्तकमा लेखिएका छन्।

20 यसरी मनश्शेको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले मनश्शेलाई तिनको आफ्नै राज भवनमा गाडि दिए। आमोन मनश्शेका स्थानमा नयाँ राजा भए। आमोन मनश्शेका छोरा थिए।

आमोन यहूदाका राजा

21 आमोन बाईस वर्षका हुँदा यहूदाका राजा भए। तिनी यस्शलेममा दुइ वर्ष सम्म राजा थिए।

22 आमोनले परमप्रभुको समक्ष नराम्रा कुराहरू गरे। तिनले आफ्ना पिता मनश्शेले जस्तै परमप्रभुले जो तिनी द्वारा गराउन चाहनु हुन्थ्यो, ठीक त्यसरी गरेनन्। आमोनले कुँदिएका मूर्ति अनि सालिकहरूलाई बलिहरू चढाए जो तिनका पिताले निर्माण गरेका थिए। आमोनले ती मूर्तिहरूको पूजा गरे।

23 आमोनले तिनी स्वयंलाई परमप्रभुको समक्ष नम्र तुल्याएनन् जसरी मनश्शे, तिनका पिताले आफूलाई नम्र तुल्याएका थिए। यसकारण आमोन परमेश्वरको सामुन्ने धेरै दोषी थिए।

24 आमोनका सेवकहरूले तिनी विस्द्व षडयन्त्र रचे। तिनीहरूले आमोनलाई तिनको आफ्नै घरमा मारिदिए।

25 तब यहूदाका मानिसहरूले ती सबै सेवकहरूलाई मारिदिए जसले राजा आमोनको विस्द्व षडयन्त्र रचेका थिए। त्यसपछि मानिसहरूले योशियाहलाई नयाँ राजा हुन चुने। योशियाह आमोनका छोरा थिए।

34

योशियाह यहूदाका राजा

1 योशियाह आठ वर्ष पुगेका थिए जब तिनी राजा भए। तिनी एकतीस वर्षसम्म यस्शलेममा राजा थिए।

2 योशियाहले त्यहीँ गरे जो सही थियो। परमप्रभुले चाहनु भएका कुराहरू नै तिनले गरे। तिनले तिनका पुर्खा दाऊदले जस्तै राम्रा कुराहरू गरे। योशियाहले उचित कुराहरू गर्नबाट मुख मोडेनन्।

3 जब योशियाह उसको राज्यको आठौँ वर्षमा पुगेका थिए तिनले परमेश्वरको अनुसरण गर्न शुरू गरे जसलाई तिनका पुर्खा दाऊदले अनुसरण गरेका थिए। योशियाह अझ सानै थिए जब तिनले परमेश्वरलाई फख्याउन शुरू गरे। जब योशियाह उनी राजा राज्यको बाहौँ वर्षमा थिए तिनले उच्च स्थानहरू, अशेरा स्तम्भहरू अनि मूर्तिहरू जो कुँदिएका थिए, अनि मूर्तिहरू जो यहूदा अनि यस्शलेमका साँचाहरूबाट निर्माण गरिएका थिए सबै नष्ट गर्न शुरू गरे।

4 मानिसहरूले बाल देवताहरूका वेदीहरू भत्काइदिए। तिनीहरूले योशियाहका सामुन्ने यसो गरे। तब योशियाहले धूप वेदीहरू काटिदिए जो वेदीमाथि बाललाई अर्पण गरेका थिए। उसले मूर्तिहरू जो कुँदिएका थिए अनि मूर्तिहरू जो साँचोमा ढालेर निर्माण गरिएका थिए, भत्काइदिए। तिनले ती मूर्तिहरूलाई धूलो-पीठो पारिदिए। तब योशियाहले त्यो पीठो ती मानिसहरूका चिहानहरूमा छकिदिए जसले बाल देवताहरूलाई बलिहरू चढाएका थिए।

5 योशियाहले ती पूजाहारीहरूका हाडहरू पनि जलाइदिए जसले आफ्नै वेदीमा बाल देवताहरूको सेवा गरेका थिए। यस्तै प्रकार योशियाहले यहूदा अनि यस्शलेमलाई शूद्र पारे।

6 योशियाहले मनश्शे, फ्रैम, शिमोन देखि नमाली सम्मका इलाकाका शहरहरूमा पनि यसै गरे।

7 योशियाहले वेदीहरू अनि अशेरा स्तम्भहरू भत्काइदिए। तिनले मूर्तिहरूलाई धलो पीठो पारिदिए। तिनले इस्राएल देश भरि बाल पूजाका निम्ति प्रयोग गरिएका धूप वेदीहरू काटिदिए। त्यसपछि योशियाह यरूशलेम फर्केर गए।

8 जब योशियाह यहदाका राजाका रूपमा अठारौं वर्षमा थिए तिनले शापान, मासेयाह अनि योआहलाई तिनका परमप्रभु परमेश्वरको मन्दिरलाई फेरि निर्माण अनि स्थापना गर्नु भनी पठाए। शापानका पिताको नाउँ अजलियाह थियो। मासेयाह शहरका प्रमुख थिए, अनि योआहका पिताको नाउँ योआहाश थियो। योआहाश त्यही मानिस थिए जसले जे कुराहरू घटे ती लेखे।

यसरी योशियाहले मन्दिरलाई स्थापना गर्ने आदेश दिए जसद्वारा तिनले यहदा अनि मन्दिरलाई शुद्ध तुल्याउन सक्न।

9 ती मानिसहरू हिल्कियाह, प्रधान पूजाहारी कहाँ आए। तिनीहरूले तिनलाई धन दिए जो मानिसहरूले परमेश्वरका मन्दिरका निम्ति दिएका थिए। लेवी द्वारपालहरूले मनश्शे, प्रेमका मानिसहरूबाट अनि रहेका सबै इस्राएलीबाट धनसंग्रह गरेका थिए। तिनीहरूले यो धन यहदा, बिन्यामीन अनि यरूशलेममा बसे समस्त मानिसहरूबाट पनि संग्रह गरेका थिए।

10 तब लेवीहरूले ती मानिसहरूलाई पैसा भुक्तानी गरे जसले परमप्रभुको मन्दिरको काम देख-नेख गरे। अनि देख-नेख गर्नेहरूले कर्मीहरूलाई भुक्तानी गरे जसले परमप्रभुको मन्दिर स्थापित गरे।

11 तिनीहरूले धन सिक्मी अनि निर्माण कर्ताहरूलाई ठूला ढुङ्गाहरू किन्न जो अधिने काटि राखेका थिए अनि काठहरू किन्न भनी दिए। काठहरू मन्दिरहरूलाई फेरि निर्माण गर्न अनि मन्दिरहरूका निम्ति आठ दिने काठ बनाउनमा प्रयोग गरिए। विगत समयमा यहदाका राजाहरूले मन्दिरहरूको वास्ता गरेका थिएनन्। ती मन्दिरहरू पुराना अनि ध्वस्त भएका थिए।

12-13 मानिसहरूले विश्वास पूर्वक काम गरे। तिनीहरूका निरीक्षकहरू पहत अनि ओबबदियाह थिए। यहत अनि ओबबदियाह लेवीहरू थिए, अनि तिनीहरू मरारीका सन्तान थिए। अन्य निरीक्षकहरू जकर्याह अनि मश्ललाम थिए। तिनीहरू कहतका सन्तानहरू थिए। लेवीहरू जो सङ्गीतका वाध्य यन्त्रहरू बजाउनमा सिपालु थिए तिनीहरूले श्रमिकहरूको र अन्य सबै कर्मीहरूको निरीक्षण पनि गर्दथे। केही लेवीहरूले सचिव, अधिकारी अनि द्वारपालहरूको रूपमा काम गर्दथे।

व

व्यवस्थाको पुस्तक पाए

14 लेवीहरूले त्यो धन बाहिर निकाले जो परमप्रभुको मन्दिरमा थियो। त्यस समयमा पूजाहारी हिल्कियाहले परमप्रभुको व्यवस्थाको पुस्तक पाए जो मोशे द्वारा दिइएको थियो।

15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक परमप्रभुको मन्दिरमा पाएँ।” हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए।

16 शापानले त्यो पुस्तक राजा योशियाह कहाँ ल्याए। शापानले राजालाई सूचना दिए, “तपाईंका सेवकहरूले तपाईंले तिनीहरूलाई गर्नु भन्नु भएका हरेक कुराहरू गरिरहेका छन्।

17 तिनीहरूले त्यो धन निकाले जो परमप्रभुको मन्दिरमा थियो अनि तिनीहरूले धन निरीक्षकहरू अनि कर्मीहरूलाई भुक्तानी गर्दै छन्।”

18 तब शापानले राजा योशियाहलाई भने, “पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” तब शापानले पुस्तकबाट पढे। तिनी पढ्दै गर्दा राजाका सामुन्ने थिए।

19 जब राजा योशियाहले पढिएको व्यवस्थाका शब्दहरू सुने, तिनले तिनका बन्धुहरू च्याते।

20 तब राजाले हिल्कियाह, शापानका छोरा अहीकम, मीकाका छोरा अब्दोन, सचिव शापान अनि सेवक असायालाई एक आदेश दिए।

21 राजाले भने, “जाऊ, मेरा निम्ति अनि मानिसहरूका निम्ति जो इस्राएल अनि यहदामा रहेका छन्, परमप्रभु सित याचना गर। ती पुस्तकका शब्दहरूको बारेमा जो पाइएको थियो, सोध। परमप्रभु हामी सित अत्यन्त क्रोधित हुनुहुन्छ किनभने हाम्रा पुर्वाहले परमप्रभुको बचनको पालन गरेनन्। तिनीहरूले यो पुस्तकले गर्नु भनेका सबै कुराहरू गरेनन्।”

22 हिल्कियाह अनि राजाका सेवकहरू अगमवादिनी हुल्दा कहाँ गए। हुल्दा शल्लूमकी पत्नी थिइन्। शल्लूम तोखतका छोरा थिए। तोखत हसराका छोरा थिए। शल्लूम राज-बन्धुहरूको हेरचाह गर्दथे। हुल्दा यरूशलेमको नयाँ अंशमा बस्थीन्। हिल्किया अनि सेवकहरूले हुल्दालाई सबै कुरा भने जो भइसकेको थियो।

23 हुल्दाले तिनीहरूलाई भनीन्, “इस्राएलका परमप्रभु परमेश्वर जे भन्नुहुन्छ त्यो यो हो: राजा योशियाहलाई भन:

24 “म यो स्थापना अनि यहाँ बसे मानिसहरू माथि दुःख कष्ट ल्याइदिनेछु। म ती सबै भयानक कुराहरू ल्याउनेछु जो त्यो पुस्तकमा लेखिएका छन् जसलाई यहदाका राजाको सामुन्ने पढिएको थियो।

25 म यसो गर्नेछु किनभने मानिसहरूले मलाई त्याग गरे अनि अन्य देवताहरूलाई धूप बाले। ती मानिसहरूले मलाई क्रोधित तुल्याए किनभने तिनीहरूले सबै नारा कुराहरू गरेका छन्। यसर्थ म यो स्थापना माथि मेरो क्रोध पोख्छु। तातो बल्दो आगो जस्तै मेरो क्रोधलाई निभाउन सकिने छैन।”

26 “तर यो कुरा यहदाका राजा योशियाहलाई भन जसले तिमीहरूलाई परमप्रभु सित सोध्नु पठाउनुभयो यही परमप्रभु इस्राएलका परमेश्वर तिमीहरूले सुनेक वचनहरू बारेमा भन्नुहुन्छ।

27 योशियाह जब तैले यो भूमि अनि बासिन्दाहरूको विषयमा कुराहरू सुनिस् तैले आफैलाई नम्र बनाइस् अनि तेरो लुगाहरू च्यातिस्। तँ मेरो सामुन्ने रोइस् अनि मैले यो सुने यसकारण तेरो हृदय कोमल छ।

28 म तँलाई तेरो पिता-पुर्खाहरू कहाँ लाने छु। तँ तेरो चिहानमा शान्तिसित जाने छस्। तैले कुनै पनि दुःख कष्टहरू देख्नु पर्ने छैन जो म यो स्थापना माथि अनि यहाँ बसे मानिसहरू माथि ल्याउने छु।” हिल्कियाह अनि राजाका सेवकहरू यो सन्देश लिएर राजा योशियाह कहाँ फर्के।

29 तब राजा योशियाहले यहदा अनि यरूशलेमका सबै अग्रज मानिसहरूलाई आउनु अनि तिनीसित भेट्नु भनी बोलाए।

30 राजा परमप्रभुको मन्दिर सम्म गए। यहदाका सबै मानिसहरू, अनि यरूशलेममा बसे मानिसहरू, पूजाहारीहरू लेवीहरू अनि सबै मुख्य अनि साधरण मानिसहरू योशियाहसाथ थिए। योशियाहले तिनीहरूलाई करारको पुस्तकमा भएका सबै कुराहरू पढेर सुनाए। त्यो पुस्तक परमप्रभुको मन्दिमा पाइएको थियो।

31 तब राजा आफ्ना स्थानमा उभिए। तिनले परमप्रभुसित करार गरे। तिनी परमप्रभुको अनुसरण गर्न अनि परमप्रभुको आदेश, नियम, विधिहरू पालन गर्न सहमत भए। योशियाहले आफ्नो सम्पूर्ण हृदय अनि आत्माद्वारा आज्ञा पालन गर्न सहमत भए। तिनी यो पुस्तकमा लेखिएका करारका कुराहरू पालन गर्न सहमत भए।

32 तब योशियाहले यरूशलेम अनि बिन्यामीनका सबै मानिसहरूलाई करार स्वीकार गर्न प्रतिज्ञा गराए। यरूशलेमका मानिसहरूले परमेश्वरको आज्ञापालन गरे, जसरी तिनीहरूका पिता-पुर्वाहहरूले परमेश्वरलाई पछ्याएका थिए।

33 इस्राएलका मानिसहरू सित विभिन्न देशका मूर्तिहरू थिए। तर योशियाहले ती भयानक मूर्तिहरू सबै ध्वस्त गरिदिए। योशियाहले इस्राएलका सबै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरको सेवा गर्न लगाए। अनि जब सम्म योशियाह जीवित थिए तब सम्म मानिसहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको सेवा गरिरहे।

35

योशियाह निस्तार चाड मनाउँछन्

1 राजा योशियाहले परमप्रभुका निम्ति यरूशलेममा निस्तार चाड मनाए। निस्तार चाडको थुमाको पाठालाई पहिलो महीनाको चौधौं दिनमा मारियो।

2 योशियाहले तिनीहरूको कार्य गर्नका निम्ति पूजाहारीहरू छाने। तिनले पूजाहारीहरूलाई उत्साह दिए जब तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गरिरहेका थिए।

3 योशियाहले ती लेवीहरूसँग कुरा-कानी गरे जसले इस्राएलका मानिसहरूलाई शिक्षा दिन्थे अनि जसलाई परमप्रभुको सेवाको निम्ति पवित्र तुल्याइएका थिए। तिनले ती लेवीहरूलाई भने, “पवित्र सन्दूकलाई मन्दिर भित्र राख जसलाई सुलेमानले निर्माण गरे। सुलेमान दाऊदको छोरा थियो। दाऊद इस्राएलका राजा थिए। पवित्र सन्दूकलाई कौधमा बोकेर एक स्थान देखि अर्को स्थानतिर नलैजाऊ। अब परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। परमेश्वरका मानिसहरू इस्राएलका मानिसहरूको सेवा गर।

4 तिमीहरू स्वयंलाई तिम्रा परिवार समूहहरू अनुसार मन्दिरमा सेवाका निम्ति तयार पार। ती कामहरू गर जो राजा दाऊद अनि तिनका छोरा सुलेमानले गर्नु भनी तिमीहरूलाई दिएका छन्।

5 पवित्र स्थानमा लेवीहरूको समूहसित उभिएरबस हरेक भिन्न-भिन्न परिवार समूहका मानिसहरूको निम्ति यसो गर, यसरी तिमीहरू तिनीहरूको सहायता गर्न सक्ने छौ।

6 निस्तार चाडका थुमा पाठाहरू मार, तिमीहरू स्वयंलाई परमप्रभुका निम्ति पवित्र तुल्याऊ। भेडाका पाठाहरूलाई तिम्रा दाज्यू-भाइहरू इस्राएलका मानिसहरूका निम्ति तयार पार। परमप्रभुले हामीलाई गर्नु भनी आदेश गर्नु भएका सबै कुराहरू गर। परमप्रभुले हामीलाई ती सबै आदेशहरू मोशाद्वारा दिनु भएको थियो।”

7 योशियाहले इस्राएलका मानिसहरूलाई निस्तार चाडका निम्ति मार्नु भनी 3,000 भेडा र बाघ्राहरू दिए। तिनले मानिसहरूलाई 3,000 गाई-बस्तुहरू पनि दिए। यी सबै पशुहरू राजा योशियाहका आफ्नै बगालका थिए।

8 योशियाहका अधिकारीहरूले पनि खुशीसाथ मानिसहरूलाई, पूजाहारीहरूलाई अनि लेवीहरूलाई निस्तार चाडमा प्रयोग गर्नु भनी पशुहरू अनि चीज-बीजहरू दिए। प्रधान पूजाहारी हिल्लिकयाह, जकर्याह अनि यहीएल मन्दिरको जिम्मावार अधिकारीहरू थिए। तिनीहरू पूजाहारीहरूलाई 2,600 भेडाका पाठा र बाघ्राहरू अनि 300 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति दिए।

9 कोनयाह तिनका भाइहरू शमायाह अनि नतनेल, अनि हशबियाह सहित, यीएल अनि योजाबादले 5,000 भेडा र बाघ्राहरू अनि 500 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति लेवीहरूलाई दिए। तिनीहरू लेवीहरूका अगुवाहरू थिए।

10 निस्तार चाडको सेवाका निम्ति जब हरेक कुरा तयार भए तब पूजाहारीहरू तिनीहरूको स्थानहरूमा गए अनि लेवीहरू तिनीहरूको समूहहरूमा खडा भए। राजाले जो आदेश गरे त्यो यस्तै थियो।

11 निस्तार चाडका थुमाहरू मारिए। तब लेवीहरूले पशुहरूका छाला काढे अनि रगत पूजाहारीहरूलाई दिए। पूजाहारीहरूले रगत वेदीमा छर्किदिए।

12 त्यसपछि तिनीहरूले विभिन्न परिवार समूहहरूलाई होमबलिका निम्ति प्रयोग गर्न भनी पशुहरू दिए। यो यसकारणले गरियो कि होमबलि मोशाले व्यवस्थामा लेखिए अनुसार अर्पण गर्न सकियोस। तिनीहरूले गोरूहरू लाई पनि त्यसै गरे।

13 लेवीहरूले निस्तार चाडका बलिहरूलाई तिनीहरूलाई आदेश गरिएको प्रकारले आगोमा पोले। अनि तिनीहरूले पवित्र भेटीहरूलाई भँडा, किल्टी अनि तावाहरूमा उमाले। तब तिनीहरूले चोँडो गरी मासु मानिसहरूलाई दिए।

14 यो समाप्त भएपछि, लेवीहरूले आफ्नै निम्ति अनि पूजाहारीहरू जो हास्रनका सन्तानहरू थिए। तिनीहरूका निम्ति मासु ल्याए। ती पूजाहारीहरूलाई अर्ध्यारो नभएसम्म खराएर व्यस्त राखिए। तिनीहरूले होमबलिहरू अनि बलिका बोसो जलाउन कठिन परिश्रम गरे।

15 आसापका परिवारका लेवी गायकहरू ती स्थानहरूमा गए जो राजा दाऊदले तिनीहरू उभिनका निम्ति चुनेका थिए। ती आसाप, हेमान अनि यदून-राजाका अगमवक्ता थिए। प्रत्येक फाटकमा द्वारपालहरूले आफ्ना स्थान छाडनु परेन किनभने तिनीहरूका लेवी दाज्यू-भाइहरूले निस्तार चाडका निम्ति हरेक कुरा तिनीहरूका निम्ति तयार गरेका थिए।

16 यसरी त्यस दिन राजा योशियाहले आदेश गरे अनुसार परमप्रभुको आराधनाका निम्ति हरेक कुरा गरिए। निस्तार चाड मनाइयो अनि परमप्रभुको वेदीमा होम-बलिहरू अर्पण गरिए।

17 इस्राएलका मानिसहरूले, जो त्यहाँ थिए, निस्तार चाड अनि अखमीर रोटीको चाड सात दिन सम्म मनाए।

18 निस्तार चाड, अगमवक्ता शमएलको समय देखि यता यस्तो प्रकारले इस्राएलमा मनाइएको थिएन। इस्राएलका कुनै पनि राजाहरूले यो जस्तो निस्तार चाड कहिले मनाएका थिएनन्। राजा योशियाह, पूजाहारीहरू, लेवीहरू अनि यहूदा र इस्राएलका मानिसहरूले जो त्यहाँ थिए यरूशलेमका सबै मानिसहरू साथ अत्यन्त विशेष रूपले निस्तार चाड मनाए।

19 तिनीहरूले यो निस्तार चाड योशियाहको शासन कालको अठारहौं वर्षमा मनाए।

योशियाहको मृत्यु

20 योशियाहले मन्दिरका निम्ति ती सबै असल कुराहरू गरे। पछि, मिश्र देशका राजा नेको यफ्रेटिस नदीको कर्कमीश शहर विस्टु लडाईं गर्न सेना लिएर आए। राजा योशियाह नेको विस्टु लड्न गए।

21 तर नेकोले योशियाह कहाँ दूतहरू पठाए।

तिनीहरूले भने, “राजा योशियाह, यो युद्ध तपाईंको समस्या होइन। म तपाईंको विस्टु लड्न आएको होइन। म मेरा शत्रुहरू सित लड्न आएको हुँ। परमेश्वरले मलाई चोँडो गर भन्नु भयो। परमेश्वर मेरो पक्षमा हुनुहुन्छ, यसर्थ मलाई दिक्दारी नगर्नुहोस। यदि तपाईंले म विस्टु लडाईं गर्नु भयो भने, परमेश्वरले तपाईंलाई नष्ट गर्नु हुनेछ।”

22 तर योशियाह हटेनन्। तिनले नेकोसित लड्ने निश्चय गरे, यसर्थ तिनले आफ्नो रूप बद्ले अनि लडाईं लड्न गए। योशियाहले परमेश्वरको आदेशबारे नेकोले भनेका कुरा सुनेनन्।

23 योशियाह युद्धमा भएको बेला काँडले लाग्यो। तिनले आफ्ना सेवकहरूलाई भने, “मलाई यहाँबाट लैजाऊ, म नराम्रो रूपले घाइते भएकोछु।”

24 यसर्थ सेवकहरूले योशियाहलाई तिनको रथबाट बाहिर निकाले अनि तिनलाई तिनले आफूसित लडाईंमा ल्याएको अर्को रथमा हाले। तब तिनीहरूले योशियाहलाई यरूशलेम लगे। राजा योशियाहको यरूशलेममा मृत्यु भयो। योशियाहलाई त्यो चिहानमा गाडियो जहाँ तिनका पुर्खाहरूलाई गाडिएका थिए। यहूदा अनि यरूशलेमका समस्त, मानिसहरू अति दुःखित थिए किनभने योशियाहको मृत्यु भएको थियो।

25 यिर्मयाहले योशियाहका निम्ति केही शोक-गीतहरू लेखे अनि गाए। अनि पुरुष एवं स्त्री गायकहरू आज सम्म ती शोक-गीतहरू गाउँदै छन्। यो इस्राएलका मानिसहरूले सदैव गर्ने केही कुरा बन्यो-तिनीहरू योशियाहका निम्ति शोक-गीत गाउँछन्। ती गीतहरू शोक-गीतहरू नाउँको पुस्तकमा लेखिएका छन्।

26-27 योशियाहले तिनी राजा हुँदा आफ्नो शासनकालको शुरू देखि अन्त सम्म गरेका सबै अन्य कुराहरू इस्राएल अनि यहूदाका राजाहरूको इतिहास नाउँको पुस्तकमा लेखिएका छन्। त्यो पुस्तकले परमप्रभु प्रति तिनको भक्ति अनि तिनले परमप्रभुको व्यवस्था कसरी पालन गरे सो देखाउँदछ।

36

यहोआहाज यहूदाका राजा

- 1 यहूदाका मानिसहरूले यहोआहाजलाई यरूशलेममा नयाँ राजा हुनका लागि चुने। यहोआहाज योशियाहका छोरा थिए।
- 2 यहोआहाज तेईस वर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा तीन महीनासम्म राजा थिए।
- 3 तब मिश्र देशका राजा नेकोले यहोआहाजलाई कैदी बनाए। नेकोले यहूदाका मानिसहरूलाई 100 तोडा चाँदी अनि एक तोडा सुन दण्डको रूपमा तिर्न लगाए।
- 4 नेकोले यहोआहाजका भाइलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन भनी चुने। यहोआहाजका भाइको नाउँ एल्याकीम थियो। तब नेकोले एल्याकीमलाई नयाँ नाउँ दिए। तिनले उसको नाउँ यहोयाकीम राखे। तर नेकोले यहोआहाजलाई मिश्र देश लगे।

यहोयाकीम यहूदाका राजा

- 5 यहोयाकीम पच्चीस वर्षका थिए जब तिनी यहूदाका नयाँ राजा भए। तिनी यरूशलेममा एघार वर्षसम्म राजा रहे। यहोयाकीमले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वारा गरिएका चाहनु हुन्थ्यो। तिनले परमप्रभु तिनका परमेश्वरको विरुद्ध पाप गरे।
- 6 बाबेलका राजा नबूकदनेसरले यहूदा माथि आक्रमण गरे तिनले यहोयाकीमलाई कैदगारे अनि काँसाका साङ्गालहरूले बाँधे। तब नबूकदनेसरले राजा यहोयाकीमलाई बाबेलमा लगे।
- 7 नबूकदनेसरले परमप्रभुको मन्दिरबाट केही चीज-बीजहरू लगे। तिनले ती चीज-बीजहरू बाबेल लगे अनि तिनीहरूलाई तिनले आफ्नै निवास स्थानमा राखे।
- 8 अन्य कुराहरू जो यहोयाकीमले गरे, भयानका पाप जो तिनले गरे अनि ती हरेक कुरा जो गरेकोमा तिनी दोषी छन्, यी सबै कुराहरू इस्राएल अनि यहूदाका राजाहरूका इतिहास नाउँका पुस्तकमा लेखिएका छन्। यहोयाकीम यहोयाकीमका स्थानमा नयाँ राजा भए। यहोयाकीम यहोयाकीमका छोरा थिए।

यहोयाकीन यहूदाका राजा

- 9 यहोयाकीन अठार वर्ष उमेरको हुँदा तिनी यहूदाका राजा भए। तिनी तीन महीना दशदिनसम्म यरूशलेममा राजा रहे। यहोयाकीनले परमप्रभुको विरुद्ध पाप गरे।
- 10 बसन्तकालमा राजा नबूकदनेसरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।

सिदकियाह यहूदाका राजा

- 11 सिदकियाह एकदाईस वर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी एघार वर्षसम्म यरूशलेममा राजा थिए।
- 12 सिदकियाहले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनी द्वारा गरिएका चाहनु हुन्थ्यो। सिदकियाहले परमप्रभुको विरुद्ध पाप गरे। अगमवत्ता यिर्मयाले परमप्रभुबाट प्राप्त भएका सन्देशहरू भने। तर सिदकियाहले स्वयंलाई विनम्र तुल्याएनन् अनि यिर्मयाले भनेका कुराहरू पालन गरेनन्।

यरूशलेम ध्वंस भयो

- 13 सिदकियाह राजा नबूकदनेसरको विरुद्ध गए। अतीतकालमा नबूकदनेसरले सिदकियालाई नबूकदनेसर प्रति विश्वासी रहनु भनी प्रतिज्ञा गर्न वाध्य तुल्याएका थिए। सिदकियाहले परमेश्वरको नाउँ लिए अनि नबूकदनेसर प्रति विश्वासी रहने प्रतिज्ञा गरे। तर सिदकियाह ढीट थिए अनि तिनले आफ्नो जीवन बदल्ने एवं फर्केर आउने इस्राएलका परमप्रभु परमेश्वरको आज्ञा पालन गर्न कुरा अस्वीकार गरे।
- 14 पूजाहारीहरूका अगुवाहरू अनि यहूदाका मानिसहरूका प्रमुखहरूले पनि धैरे पापहरू गरे अनि परमप्रभु प्रति झन बढ्ता अविश्वसनीय बने। तिनीहरूले अन्य राष्ट्रहरूका नराम्रा उदाहरण अनुसरण गरे। ती अगुवाहरूले परमप्रभुको मन्दिरलाई अशुद्ध पारे। परमप्रभुले यरूशलेममा मन्दिरलाई पवित्र तुल्याउनु भएको थियो।

15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले आफ्ना मानिसहरूलाई चेताउनी दिनका निम्ति बारम्बार अगमवत्ताहरू पठाउनु भयो। परमप्रभुले यसो गर्नु भयो किनभने उहाँ तिनीहरू अनि आफ्ना मन्दिर प्रति दुःखित हुनुहुन्थ्यो। परमप्रभु तिनीहरूलाई वा आफ्ना मन्दिरलाई नष्ट गर्न चाहनु हुन्न थियो।

16 तर परमेश्वरका मानिसहरूले परमेश्वरका अगमवत्ताहरूलाई हाँसोका पात्र बनाए। तिनीहरूले परमेश्वरका अगमवत्ताहरूका कुरा सुन्न अस्वीकार गरे। तिनीहरूले परमेश्वरका सन्देशहरूलाई तिरस्कार गरे। यसकारण परमेश्वर आफ्ना मानिसहरू प्रति क्रोधित हुनुभयो अनि त्यसलाई रोक्नका निम्ति केही थिएन।

17 यसर्थ परमेश्वरले बाबेलका राजालाई यहूदा अनि यरूशलेमका मानिसहरू माथि आक्रमण गर्न निम्ति ल्याउनु भयो। बाबेलका राजाले युवाहरूलाई मन्दिरमा भएको समयमा पनि मारिदिए। यहूदा अनि यरूशलेमका मानिसहरू प्रति तिनको केही दया-माया थिएन। बाबेलका राजाले युवा अनि बुद्ध मानिसहरूलाई मारे। तिनले पुरुष अनि स्त्रीहरूलाई मारे। तिनले रोगी अनि स्वस्थ मानिसहरूलाई मारे। परमेश्वरले यहूदा अनि यरूशलेमका मानिसहरू दण्ड दिनु नबूकदनेसरलाई अनुमति दिन भयो।

18 नबूकदनेसरले परमेश्वरको मन्दिरका सबै चीज-बीजहरू चाहे त्यो ठूलो हो वा सानो बाबेलतिर लगे। तिनले मन्दिरबाट, राजाबाट अनि राजाका अधिकारीहरूबाट सबै मूल्यवान चीजहरू लगे।

19 नबूकदनेसर अनि तिनका सेनाले परमेश्वरको मन्दिर जलाई दिए। तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काए अनि राजाको महल अनि उसका अधिकारीहरूका भवहरू जलाई दिए। तिनीहरूले यरूशलेमको प्रत्येक बहुमूल्य चीजहरू लगे अथवा नष्ट गरिदिए।

20 नबूकदनेसरले ती मानिसहरूलाई बाबेल फर्काई लगे जो अझ जीवित थिए अनि तिनीहरूलाई दास हुन बाध्य तुल्याए। ती मानिसहरू फारस राज्यले बाबेल राज्यलाई परास्त नगरे सम्म दासको रूपमा बाबेलमा बसे।

21 यस प्रकारले यिर्मयाह अगमवत्ताको माध्यमबाट परमप्रभुले इस्राएलका मानिसहरू प्रति भन्नु भएका कुराहरू सॉँचै घट्टन गयो। परमप्रभुले यिर्मयाह द्वारा भन्नु भएको थियो: “यो स्थान सत्तरी वर्षसम्म शून्य उज्जाड भूमि रहनेछ। यो शबात विश्रामको क्षति पूतिको रूपमा हुनेछ जो मानिसहरूले गरेनन्।”

22 कोरेस फारसको राजा रहेको पहिलो वर्ष परमप्रभुले कोरेसलाई विशेष घोषणा गर्न लगाउनु भयो। उहाँले यसो गर्नु भयो जसद्वारा परमप्रभुले यिर्मयाह अगमवत्ता मार्फत दिनु भएका वचनका कुराहरू सॉँचै नै घटित हुने छन्। कोरेसले आफ्नो राज्यका हरेक स्थानमा सन्देशवाहकहरू पठाए। तिनीहरूले यो सन्देश बोके:

23 कोरेस, फारसका राजा भन्छन्:

“परमप्रभु, स्वर्गका परमेश्वरले मलाई सम्पूर्ण पृथ्वीको राजा बनाउनु भएको छ। उहाँले मलाई उहाँका निम्ति यरूशलेममा एउटा मन्दिर निर्माण गर्ने जिम्मा दिनु भएको छ। अब तिमीहरू सबै, जो परमेश्वरका मानिसहरू हो, यरूशलेममा जानका निम्ति स्वतन्त्र छौ। अनि परमप्रभु तिम्रा परमेश्वर तिमीहरू साथ रहनु।”

एजाको पुस्तक

कोरसले कैदिहस्तलाई फर्कनमा मद्दत गरे

1 प्रथम वर्षमा कोरस फारस का राजा थिए। अगमवक्ता यर्मियाह द्वारा बोलिएको परमप्रभुको वचन पूर्ण गर्नका निम्ति परमप्रभुले फारसका राजा कोरसलाई उनको राज्य भरि घोषणा गर्ने प्रेरणा दिनु भयो। कोरसले त्यो घोषणा लेखे अनि आफ्नो राज्य को सबै स्थानमा पढिदिए। त्यसमा यो भनिएको थियो:

2 “फारसका राजा कोरस यो भन्नुहुन्छ:

परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्ने मलाई नियुक्त गर्नु भएको छ।

3 उहाँका समस्त मानिसहरू मध्ये को तिमीहरूसित छन? तिनीहरूका परमेश्वर तिनीहरूका साथ रहनु। अनि परमप्रभु, इस्राएलका परमेश्वर, जो परमेश्वर यरूशलेम रहनुहुन्छ र उहाँको मन्दिर निर्माण गर्न यहदाको मानिसहरू यरूशलेममा जान सक्छन्।

4 जो यहदाहरू बस्ने सबै भूमिहरूमा बस्छन् जो फर्किएर आए तिनीहरूलाई सुन र चाँदी, सामग्री अनि पशुहरू इच्छा अनुसारका भेटीहरू दिएर यरूशलेममा परमेश्वरको मन्दिरको निम्ति सहायता गरोस्।”

5 तब यहदा अनि बिन्यामिन कुलका अर्जुवाहरू अनि पूजाहारीहरू र लेवीहरू जानलाई तयार भए। प्रत्येक व्यक्तिलाई परमेश्वरले यरूशलेममा परमप्रभु को मन्दिर निर्माण गर्न जानको निम्ति प्रेरणा दिनु भयो।

6 तिनीहरू का समस्त छिमेकीहरूले चाँदीद्वारा निर्मित वस्तुहरू, सुन, माल-ताल अनि पशु-प्राणिहरूको साथै मुल्यवान भेटीहरू सहित सबै किसिमका स्वेच्छिक अर्पणहरू प्रदान गरेर तिनीहरूलाई सहयोग गरे।

7 राजा कोरसले परमप्रभुको मन्दिरका ती भाँडा-वर्तनहरू पनि ल्याए जो नबूकदनेसरले यरूशलेमबाट लगेका थिए। अनि आफ्ना देवताहरू को मन्दिरमा राखेका थिए।

8 फारसका राजा कोरसले ती सामान कोषाध्यक्ष मिश्रेदयलाई सुम्पिदिए। अनि मिश्रेदयले यहदाका राजकुमार शेशबस्सरको निम्ति गन्ती गरिदिए।

9 यो तिनीहरूले परमेश्वरको मन्दिरमा ल्याएको सामानको विवरण थियो: सुनका बटुकाहरू 30 चाँदीका बटुकाहरू 1,000 छुरीहरू 29

10 सुनका सानो बटुकाहरू 30 अन्य स-साना चाँदीका बटुकाहरू 410 अन्य भाडाहरू 1,000

11 त्यहाँ जम्मा 5,400 सुन अनि चाँदीका वस्तुहरू थिए। शेशबस्सरले यी सबै चीज बीजहरू बाबेलवाट कैदीहरूलाई यरूशलेममा ल्याउँदा ल्याएका थिए।

2

फर्कि आएका कैदिहस्तको सूची

1 त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेसरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहदामा फर्किए।

2 यी मानिसहरू ती छुन जो यरूबाबेल, येहुअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दैके, बिल्शान, मिस्यार, बिन्बै अनि रहम बानाहरू साथ फर्कि आएका थिए। इस्राएलको प्रजाका पुरुषहरूको सूची यो हो:

3 परोशका सन्तानहरू 2,172

4 शपत्याहका सन्तानहरू 372

5 आरहका सन्तानहरू 775

6 पहत-मोआबका सन्तानहरू: येशूअअनि योआब परिवारबाट 2,812

7 एलामका सन्तानहरू 1,254

8 जतू का सन्तानहरू 945

9 जक्केका सन्तानहरू 760

10 बानीका सन्तानहरू 642

11 बेबेका सन्तानहरू 623

12 अज्गादका सन्तानहरू 1,222

13 अदोनीकामका सन्तानहरू 666

14 बिगैका सन्तानहरू 2,056

15 आदीनका सन्तानहरू 454

16 आतेरका सन्तानहरू हिजकियाका परिवारबाट 98

17 बेजेका सन्तानहरू 323

18 योराका सन्तानहरू 112

19 हाशुमका सन्तानहरू 223

20 गिब्बारका सन्तानहरू 95

21 बेतलेहेमका सन्तानहरू 123

22 नतोपाहका मानिसहरू 56

23 अनातोतका मानिसहरू 128

24 बेत-अज्माबेतका मानिसहरू 42

25 किर्यात-आरीम कपीरा अनि बेरोतका मानिसहरू 743

- 26 रामा अनि गिबा शहरका मानिसहरू 621
 27 मिक्मासका मानिसहरू 122
 28 बेतेल अनि ऐका मानिसहरू 223
 29 नेबोका मानिसहरू 52
 30 मग्बीशका मानिसहरू 156
 31 अक्कोशहर एलाम का मानिसहरू 1,254
 32 हारीम शहरका मानिसहरू 320
 33 लोब, हादीद अनि ओनो का मानिसहरू 725
 34 यरीहो का मानिसहरू 345
 35 सेनाह शहरका मानिसहरू 3,630
 36 यी पूजाहारीहरूः
 यदायाहका सन्तानहरू योशुआका घरबाट 973
 37 इम्मेरका सन्तानहरू 1,052
 38 पहशूरका सन्तानहरू 1,247
 39 हारीमका सन्तानहरू 1,017
 40 लेवीहरूः
 येशूअ अनि कदमीएलका होदबियाहका सन्तानहरू 74
 41 गायकहरूः
 आसापका सन्तानहरू 128
 42 मन्दिरका द्वारपालहरूका सन्तानः
 शल्लाम्, आतिर, तल्मोन, अक्कूब, हतीता, अनि शोबैका सन्तानहरू
 43 यिनीहरू मन्दिरका सेवकहरूः
 सीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।
 44 केरोसका सन्तान, सीआका सन्तान र पादोनका सन्तानहरू।
 45 लबानका सन्तान, हगाबाका सन्तान र अक्कूबका सन्तानहरू।
 46 हागाबका सन्तान, शल्यैका सन्तान र हानानका सन्तानहरू।
 47 गिददेलका सन्तान, गहरका सन्तान र रायाका सन्तानहरू।
 48 रसीनका सन्तान, नकोदका सन्तान र गज्जामका सन्तानहरू।
 49 उज्जाका सन्तान, पासेदका सन्तान र बेसैका सन्तानहरू।
 50 असाका सन्तान, मेनिमका सन्तान र नोपिसीमका सन्तानहरू।
 51 बक्बकका सन्तान, हकूपाका सन्तान र हर्हूरका सन्तानहरू।
 52 बस्लूतका सन्तान, महीदका सन्तान र हर्शाका सन्तानहरू।
 53 बकोसका सन्तान, सीसराका सन्तान र तेमहका सन्तानहरू।
 54 नसीहका सन्तान अनि हतीपाका सन्तानहरू।
 55 सुलेमानका सेवकहरूका सन्तानहरूः
 सातैका सन्तान र हस्सोपेरैतका सन्तान अनि परुदाका सन्तानहरू।
 56 यालाका सन्तान, दकोनका सन्तान र गिददेलका सन्तानहरू
 57 शप्तयाहका सन्तान, हतीलका सन्तान र पोकरेत हसबायीमका सन्तान अनि आमीका सन्तानहरू
 58 समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।
 59 निम्न लिखित मानिसहरू तेल मेलह, तेल हर्शा कसब, आदान अनि एम्मेर शहरहरूबाट यरूशलेममा आएका हुन, तर तिनीहरूका आफ्ना परिवार अनि छोरा-छोरीहरू इस्राएलका थिए भनी प्रमाण दिन सकेनन्।
 60 दलायाहका सन्तान, तोबियाहका सन्तान, अनि नकोदका सन्तानहरू 652 थिए।
 61 अनि पूजाहारीहरूका परिवारः
 हबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि बजिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी बजिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउंदूरा सम्बोधन गरिथ्यो।)
 62 यी मानिसहरूले तिनीहरूको परिवारिक इतिहास खोजे तर तिनीहरूले पाउन सकेनन्। यसैकारणले तिनीहरूले पूजाहारीगिरी हुनबाट अशुद्ध झै निकालिदिए।
 63 राज्यापालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महापवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।
 64-65 जन समूहका तिनीहरूका सेवक सेविकाहरू 7,337 पुरुष सेवक अनि स्त्री सेविकाहरू बाहेक जम्मा 42,360 मानिसहरू थिए। अनि तिनीहरू सित 200 पुरुष र स्त्री गायक-गायिकाहरू पनि थिए।
 66-67 तिनीहरूका। 736 घोडाहरू, 245 खच्चरहरू, 435 ऊँटहरू अनि 6,720 गधाहरू थिए।
 68 सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःनिर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे।
 69 तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलोग्राम सुन, 3,000 किलोग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वन्नहरू दिए।
 70 पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।

3

वेदीको पुनर्स्थापना

- 1 जब सातौं महीना आयो अनि इस्राएलका मानिसहरू तिनीहरूको शहरहरूमा थिए, समस्त मानिसहरू यरूशलेममा एकै साथ भेला भए।
- 2 योसादाकको छोरा येशुअ अनि तिनका संगी पूजाहारी र शालतीएलका छोरा यरूबाबेल अनि तिनका मानिसहरूले इस्राएलका परमेश्वरको बेदी पुन निर्माण गर्न शुरू गरे, जसमा कि तिनीहरूले, परमेश्वरका मानिस मोशाको निर्देशनमा लेखिए जस्तै गरी त्यसमा होमबलिहरूको बलिदान अर्पण गर्न सक्नु।
- 3 तिनीहरूले त्यो वेदी त्यसको खास घडेरीमा निर्माण गरे किनभने तिनीहरू आफ्ना वरिपरिका मानिसहरूसित डराएका थिए। अनि तिनीहरूले त्यसमा बिहान बेलुकी दुवै पटक अर्पणहरू होमबलिहरू अर्पण गरे।
- 4 तब तिनीहरूले छाप्रा बासको चाड नियममा लेखिए अनुसार मनाए। तिनीहरूले चाडको प्रत्येक दिनको निम्ति आवश्यक अनुसार ठीक संख्यामा होमबलि अर्पण गरे।
- 5 अनि त्यसपछि तिनीहरूले नियमित होमबलिहरू र तोकिएका दिनमा परमप्रभुका तोकिएका सबै पवित्र उत्सवका निम्ति अर्पणहरू चढाए। अनि तिनीहरूले परमप्रभुलाई स्वेच्छाले बलिदानहरू अर्पण गरे।
- 6 सातौं महिनाको पहिलोदिन परमप्रभुलाई होमबलि चढाउन शुरू गरे।

मन्दिरको पुनःनिर्माण

- 7 यद्यपि तिनीहरूले त्यसबेला सम्म परमप्रभुको मन्दिरको जग बसाएका थिएनन्। तब तिनीहरूले (मानिसहरू जो फर्की आएका थिए) डकमीहरूलाई सिकमीहरूलाई पैसा दिए भोजन, पिउने पदार्थ अनि भद्राक्षेको तेल सीदान र सोरका मानिसहरूलाई दिए जसद्वारा तिनीहरूले लवानोन समुद्रद्वारा योषामा देवदारका मुढाहरू ल्याउनेछन्। फारसका राजा कोरेसको अनुमति लिएर यसो गरियो।
- 8 दोस्रोवर्षको दोस्रो महिनामा शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशुअले आफ्ना अन्य मानिसहरू, पूजाहारीहरू, लेवीहरू कैदनाट यरूशलेममा परमप्रभुको मन्दिरमा आए पछि यरूशलेम आउनेहरूले एकसाथ काम शुरू गरे।
- 9 परमप्रभुको मन्दिर निर्माण कार्यको निरीक्षकको रूपमा काम गर्नका निम्ति 20 वर्ष अधिक उमेरका लेवीहरूलाई नियुक्त गरे। येशुअ, तिनका छोराहरू अनि तिनका दाज्यू-भाइहरू, कदमीएल अनि तिनका छोराहरू (यहूदाका सन्तानहरू) बिन्नीई होदबियाहका छोराहरू अनि नातीहरू र तिनीहरूका भाइहरू-लेवीहरूसंग परमेश्वरको मन्दिरमा काम गर्नेहरूको निरक्षण गर्न सहमत भए।
- 10 जब निर्माणकर्ताहरूले परमप्रभुको मन्दिरको जग बसाए तब पूजाहारीहरूले आफ्ना विशेष वस्त्र लगाए हातमा तुरही लिएर अनि लेवीहरूले आफ्ना इस्राएलहरूको साथ, इस्राएलका राजा दाऊदको निर्देश अनुसार परमप्रभुको स्तुति गर्न आफ्नो स्थान ग्रहण गरे।
- 11 अनि तिनीहरूले प्रत्युत्तर गीतहरू, स्तुतिगीत अनि परमप्रभुको स्तुति गरे:

“किनभने, उहाँ भलो हुनुहुन्छ।

किनभने इस्राएलप्रति उहाँको विश्वासमय प्रेम सदा-सर्वदा रहिरहन्छ।”

अनि समस्त मानिसहरू परमप्रभुको स्तुति गर्न जोडले कराए, किनभने परमप्रभुको मन्दिरको जग बसालिएको थियो।

- 12 तर धेरै अगुवा पूजाहारीहरू, लेवीहरू अनि कुलका अगुवाहरू जसले अधिको मन्दिर देखेका थिए, ती रोए।
- 13 जब तिनीहरूले यो मन्दिरको जग बसालिएको देखे। यद्यपि धेरै खुशीले जोड सँग कराए। यसर्थ कसैले पनि खुशीको कराई अनि स्वाइको आवाज छुट्याउन सकेनन्। किनभने मानिसहरूले यति सानो हल्ला मचाइरहेका थिए कि त्यो आवाज टाढा-टाढा सम्म सुनिन्थ्यो।

4

मन्दिर पुनःनिर्माण गरेकोमा शत्रुहरूको विद्रोह

- 1-2 जब यहूदा अनि बिन्यामीनका शत्रुहरूले सुने कि कैदीहरूले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिर पुनःनिर्माण गर्दैछन्। तिनीहरू यरूबाबेल, “कुलका अगुवाहरू कहाँ आए। अनि तिनीहरूलाई भने। हामीहरूलाई निर्माण गर्न र तिमीहरूलाई सहायता गर्न देऊ, तिमीहरूले जस्तै हामी पनि तिमीहरूका परमेश्वरको प्रार्थना गर्छौं अनि हामीहरू अशरका राजा एसरहदोनको समयदेखि बलिदान अर्पण गरिरहेका छौं जसले हामीहरूलाई यहाँ ल्याए।”
 - 3 तर यरूबाबेल येशुअ अनि इस्राएल का अन्य कुलका अगुवाहरूले तिनीहरूलाई भने, “हाम्रो परमेश्वरको मन्दिर निर्माण गर्न हामीलाई तिमीहरूले सहायता गर्नुपर्दैन। किनभने फारसका राजा कोरेसले हामीलाई आदेश गर्नु भए अनुसार परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति हामीले मात्र मन्दिरको निर्माण गर्ने छौं।”
 - 4 यस प्रकारले ती वरिपरिका मानिसहरूले यहूदाका मानिसहरूलाई हतोत्साह पारे अनि मन्दिर निर्माण गर्न तिनीहरूलाई भयभीत तुल्याए।
 - 5 फारसका राजा कोरेसको समयभरि, राजा दाराले शासन नगरे सम्म ती यहूदी मानिसहरू।
 - 6 अहाम्रसको शासनकालको शुरूमा तिनीहरूले यहूदा अनि यरूशलेममा बस्ने यहूदीहरूको विरुद्ध एउटा अभियोग पत्र लेखेर पठाए।
- यरूशलेम पुनःनिर्माण गरेकोमा शत्रुहरूको विरुद्ध
- 7 अनि आर्ट-जारसेज* समयमा बिश्राम, मित्रदात, ताबेल अनि आफ्ना अन्य सहयोगीहरूले फारसका राजा आर्ट-जारसेजलाई कागजमा लेखेको पत्र आरामी लिपिमा† थियो, अनि आरामी भाषामा नै अनुवाद गरिएको थियो।
 - 8 उच्च आयुक्त रहम, अनि शिम्शै, सचिवले यरूशलेमको विरुद्ध राजा आर्ट-जारसेजलाई एक पत्र यसरी लेखे:
 - 9 उच्च आयुक्त रहम अनि शिम्शै सचिव र तिनिहरूका अन्य सहयोगिहरू, न्यायधीशहरू, आयुक्तहरू, फारसीहरू, ऐरेकहरू, बाबेल अनि शशानका मानिसहरू अथवा एलामीहरू अनि अन्य मानिसहरू जसलाई महान अनि प्रख्यात अस्सुरबनिपालले तिनीहरूका देशबाट निकालेका थिए।
 - 10 अनि सामरियाको शहरहरू र प्रदेशका नदीपारि अन्य स्थानमा बसेका थिए। यो, तिनीहरूले उनलाई पठाएका पत्र को एक प्रतीलिपि हो।

11 राजा आर्ट-जारसेज प्रति,

* 4:7: आर्ट-जारसेज फारस का राजा जसले प्रायः 485-465 ख्री.पू.मा शासन गर्थे। तिनी जर्जसस का छोरा थिए।

† 4:7: आरामी लिपि बेबिलोनीय साम्राज्य को अफिसीय भाषा।

तपाईंका सेवकहरू, नदी पारिको प्रदेशका मानिसहरू द्वारा।

12 अब: राजालाई यो ज्ञानहोला कि यहूदीहरू जो तपाईं बाट हामी कहाँ आएका थिए यरूशलेम गएका छन। तिनीहरूले बागी अर्थात दुष्ट शहर पुनःनिर्माण गरिरहेछन्। तिनीहरूले पर्खालहरू पुनःनिर्माण गरिरहेछन् तिनीहरूले जग निर्माण गरिरहेछन्।

13 अब, राजाले यो कुरा जान्न सक्नु कि यदि त्यो शहरको पुनःनिर्माण भयो भने र त्यसका पर्खालहरू पूर्ण भए भने तिनीहरूले कुनै किसिमका तिरोहरू तिर्नेछैनन्। आखिरमा यसले राज्यसत्ता प्रति हानी पुर्याउनेछ।

14 अहिले, हामीले राजा प्रति स्वामीभक्त हुने वचन दिएकाछौं। यसकारण राजाप्रति अपमान भएको हेर्नु हाम्रो निम्ति उचित होइन। यसैकारण हामीले राजालाई सूचित गर्न यो समाचार पठाऔं।

15 जसमा कि तपाईंका पिता-पुर्खाहरूका अभिलेखमा खोजि गरियोस्। यी अभिलेखहरूमा तपाईंले यो पाउनुहुनेछ अनि जान्नु हुनेछ कि त्यो एक बागी शहर हो। एक शहर जसले राजाहरू अनि देशहरू प्रतिघात पुर्याउंछ धेरै अधि देखिनै त्यो देश भित्र विद्रोह भईराइराखेको छ। यसैकारणले गर्दा त्यो शहर ध्वंस भएको थियो।

16 हामी राजालाई यो सूचित गर्दछौं, कि त्यो शहरको पुनःनिर्माण भयो अनि त्यसका पर्खालहरूको निर्माण भयो भने यफ्रेटिस नदीको पश्चिमी सीमानापारी तपाईंको अधिकार रहने छैन।

17 राजाले यो सन्देश पठाए:

रहम, उच्च आयुक्त अनि शिश्शै सचिव अनि तपाईंहरूका अन्य सरकारी मानिसहरू जो सामरियामा बस्छन् नदी पारिका अन्य प्रदेशहरू प्रति:

अभिवादन:

18 अब: तिमीहरूले हामिलाई पठाएको पत्र मेरा समक्ष पढियो र अनुवाद गरियो।

19 मैले एक आदेश दिए अनि खोज-तलाश गरियो तिनीहरूले यो थाहा पाए कि त्यो शहरले धेरै अधि देखि राजाहरूको विरुद्ध राजद्रोही गरेकोछ। त्यहाँ अनाज्ञाकारी राजद्रोहीहरूको उपस्थिति छ।

20 त्यहाँ यरूशलेममा शक्तिशाली राजाहरू थिए अनि जसले नदी पारिका समस्त प्रदेशहरू नियन्त्रण गरे। अनि सबै किसिमका तिरोहरू तिनीहरूलाई तिरिन्थ्यो।

21 अब, यी यहूदी मानिसहरूलाई काम रोक्नु भनि आदेश देऊ जसमा कि मैले त्यसो गर्ने आज्ञा नदिएसम्म त्यो शहरको पुनःनिर्माण गरिनेछैन।

22 यस कुरालाई नल्याइयो। त्यसमा सावधान रहनु जस द्वारा राजकीय-रूचीप्रति अझ अधिक क्षति हुनेछैन।

23 रहम, सचिव शिश्शै अनि तिनीहरूका सरकारी मानिसहरू राजा आर्ट-जारसेज समक्ष पत्र पढिनुका साथै तिनीहरू तुरुन्तै यरूशलेममा यहूदीहरू कहाँ गए। अनि बल एवं शक्तिद्वारा तिनीहरूले कामदारलाई काम बन्द गर्न लगाए।

मन्दिरको काम स्थगित

24 तब यरूशलेममा परमेश्वरको मन्दिर निर्माण कार्य रोकियो अनि त्यो कार्य फेरी फारसका राजा दाराको शासन कालको दोस्रो वर्षः नभए सम्म शुरू भएन।

5

1 अहिले अगमवक्ता हागै अनि इझेको छोरा जकर्याहले यहूदा अनि यरूशलेमका यहूदीहरूलाई इस्राएलका परमेश्वर-जो तिनीहरूमा थिए। परमेश्वरको नाउँमा अगम वाणी गरे।

2 तब शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअ यरूशलेममा मन्दिर पुनःनिर्माण गर्न अग्रसर भए। परमेश्वरका अगमवक्ताहरू तिनीहरूको साथ थिए। अनि तिनीहरूलाई सहयोग गरे।

3 त्यसबेला यफ्रेटिस नदी पारि पश्चिमको प्रदेशमा राज्यपाल थिए। तालेनै शतर-बोजे अनि तिनीहरूका सहयोगीहरूले तिनीहरू कहाँ आए अनि तिनीहरूलाई सोधे: “यो मन्दिरको पुनःनिर्माण गर्न अनि पुनःस्थापना गर्नु भनी तिमीहरूलाई कसले अनुमति दियो?”

4 त्यसपछि तिनीहरूलाई यो पनि भने, “ती मानिसहरूका नाउँ के, के हुन् जसले यो भवन निर्माण गरिरहेकाछन्?”

5 तर परमेश्वरले यहूदीहरूका अगुवाहरूलाई हेरिरेहनु भएको थियो। अनि दारालाई वृत्तान्त पठाइएको बेला तिनीहरूलाई कामगर्नबाट तिनीहरूले रोकेनन्, अनि यस सम्बन्धि एक लिखित आदेश फिर्ता पठाउनु भयो।

6 यो नदी पारि यफ्रेटिस नदीको पश्चिमको प्रदेशका राज्यपाल तलनै अनि शतर-बोजे अनि तिनीहरूका सहकारिहरू, नदीपारिको प्रदेशका निरीक्षकहरूले राजा दारालाई पठाएको पत्रको प्रति हो।

7 तिनीहरूले तिनलाई एक वृत्तान्त पठाए अनि त्यसमा यी कुराहरू लेखिएको थियो:

राजा दारा प्रति,

सम्पूर्ण अभिवादन!

8 यो कुरा राजालाई अवगत होस् कि हामी महान परमेश्वरको मन्दिर यहूदा प्रदेशमा गयौं, अनि विशाल शिला खण्ड द्वारा यसको पुनःनिर्माण हुँदैथियो, काठका बीमहरू पर्खालहरूमा लगाइँदै थियो यो काम सरासरी गरिँदै थियो। तिनीहरूको हातबाट राम्ररी काम भईरहेको थियो।

9 तब हामीले यी अगुवाहरूलाई यसप्रकारले प्रश्न गर्दौं हामीले तिनीहरूलाई भन्यौं, “तिमीहरूलाई यो परमेश्वरको मन्दिर पुनःनिर्माण गर्न अनि यो भित्ताको काम पुरा गर्न कसले अनुमति दियो?”

10 हामीले तिनीहरूलाई उनीहरूको नाउँहरू पनि सोध्यौं जसद्वारा हामी तपाईंलाई यो सूचित गर्न सकौं कि हामी ती मानिसहरूका अगुवाहरूको थिए नाउँ लेख्न सकौं।

11 तिनीहरूले हामीलाई यस प्रकारले जवाफ दिए:

“हामी स्वर्ग अनि पृथ्वीका परमेश्वरका सेवकहरू हौं हामीले त्यो मन्दिरको पुनःनिर्माण गरिरहेराछौं जो धेरै वर्ष अघि बनिएको थियो जसलाई इस्राएलका एक महान राजाले निर्माण गरी पूर्ण गरेका थिए।

12 किनभने हाम्रा पूर्वाह्रूले स्वर्गका परमेश्वरलाई क्रोधित तुल्याएका हुनाले उहाँले तिनीहरूलाई बाबेलका राजा नबूकदनेसर, चलदियनको हातमा सुम्पिनु भयो, अनि तिनले यो मन्दिरलाई तोडि दिए र बाबेलमा कैदी बनाए ती मानिसहरूलाई लगे।

13 तर बाबेलका राजा कोरेस को प्रथमवर्षमा, यो परमेश्वरको मन्दिरलाई पुनःनिर्माण गर्ने आदेश दिए।

14 परमेश्वरको मन्दिरमा भएका सुन र चाँदीका भाँडा-वर्तन, थालहरू जो नबूकदनेसरले यरूशलेमको मन्दिरबाट हटाएर बाबेलको मन्दिरमा राखेका थिए, राजा कोरेसले ती सबै बाबेलको मन्दिरबाट निकाले अनि शेशबज्जर नाउँ गरेका मानिसलाई दिए,” जसलाई तिनले प्रशासक नियुक्त गरेका थिए।

15 अनि कोरेसले शेशबज्जरलाई भने, “यो बस्तुहरू लैजाउ यरूशलेमको मन्दिरमा राख अनि परमेश्वरको मन्दिरको, त्यसको खास स्थानमा पुनःनिर्माण होस्।”

16 त्यसपछि शेशबज्जर आए अनि यरूशलेममा परमेश्वरको मन्दिरको जग बसाले। त्यस समयदेखि अहिलेसम्म यसको पुनःनिर्माण कार्य चलिरहेको छ, तर अझ सम्म पूर्ण भएकोछैन।

17 अब, यदि राजालाई इच्छा लाग्छ भने बाबेलको राज अभिलेखमा खोज-तलाश गरियोस कि यरूशलेममा परमेश्वरको त्यो मन्दिरको पुनःनिर्माण गर्ने आदेश राजा कोरेसले दिएका थिए भन्ने कुरा सत्य हो कि होइन भनी हेर्नलाई अनि त्यस पछि यस विषयमा राजाले उनको इच्छा हामी कहौं पठाउनु।

6

दारको आदेश

1 तब राजा दाराले एक आदेश जारीगरे अनि तिनीहरूले बाबेलमा जहाँ कोष भण्डार गरिएका थिए, त्यहाँ अभिलेखाको खोज-तलाश गरे।

2 तर मादी प्रदेशमा राज वासस्थान-एक्बातानामा एक मुटा चर्मपत्र भेटाए त्यसमा यस्तो लेखिएको थियो:

स्मारिका:

3 राजा कोरेसको प्रथम वर्षमा, राजा कोरेसले यरूशलेममा परमेश्वरको मन्दिर सम्बन्धी एक आदेश दिए।

मन्दिर त्यस स्थानमा पुनःनिर्माण होस् जहाँ तिनीहरूले बलिदानहरू अर्पण गर्थे अनि यसको घडेरीमा जग उचालियोस।

4 यसको उचाइ 90 फीट चौडाइ 90 फिट हुनेछ। विशाल शिला खण्डका तीन पत्र अनि काठका बीम एक पत्र सहित त्यसको खर्च राज कोषबाट दिइनेछ।

5 परमेश्वरको मन्दिरका सुन, चाँदी, भाँडा-वर्तनहरू पनि जो नबूकदनेसरले यरूशलेमको मन्दिरबाट लगेका थिए, अनि बाबेलमा ल्याएका थिए फर्काई ल्याउनु पर्छ, र यरूशलेमको मन्दिर त्यसको आफ्नो स्थानमा राखिनु पर्छ। अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखिनु पर्छ।

6 अब तिमी, यूफ्रेटिस नदीपारी, पश्चिमको प्रदेशका प्रशासक तत्तै अनि शतर-बोज्जै, अनि तिनीहरूका सरकारी मानिसहरू, नदीपारीको प्रदेशका निरीक्षकहरू, त्यहाँबाट टाढा बस परमेश्वरको मन्दिरको काममा दिक्दारी नदेऊ।

7 यहूदीहरूका प्रशासक अनि यहूदीहरूका धर्मगुरुलाई त्यसको खास स्थानमा परमेश्वरको र मन्दिर पुनःनिर्माण गर्न देऊ। अब, परमेश्वरको त्यो मन्दिर को पुनःनिर्माण गर्दा यी यहूदी धर्मगुरुहरूका निम्ति तिमीहरूले के गर्नु पर्छ

8 त्यस सम्बन्धमा यो आदेश दिन्छु परमेश्वरको मानिस निर्माण कार्यमा यी मन्दिरको खर्च पुर्णरूपले राज कोषबाट-नदीपारीको प्रदेशका तिरोहरूबाट-तिरिनिछ, जसमा कि

9 तिनीहरूले काम रोक्न नसकुन। बाछाहरू, भेडाहरू वा धूपहरू स्वर्गका परमेश्वरका निम्ति के चीज खाँचो छ हगँ, नून, दाखरस वा तेल जे पनि यरूशलेमका पूजाहारीहरूले निवेदन गरून्।

10 ती दिइनेछ। नबिराइकन तिनीहरूलाई दिइयोस जसमा कि तिनीहरूले सुबास युक्त बलिदानहरू स्वर्गका परमेश्वरलाई अर्पण गर्न सक्नु अनि राजा र उनका। छोराहरूको जीवनका निम्ति प्रार्थना गरून्।

11 म आदेश दिन्छु, कि यदि कसैले यो आदेशको अवहेलना गरे उसको घरबाट एउटा खम्बा निकालेर उसलाई यसमा ठाडै झुण्डाउनु पर्छ र पिट्नु पर्छ अनि त्यसको घरलाई ध्वंशावशेषको राश तुल्याउनु पर्छ।

12 आफ्नो नाउँलाई त्यहाँ बसाउनु हुने यरूशलेमका परमेश्वरको त्यो मन्दिर नष्ट गर्नका निम्ति यो आदेशलाई अवज्ञा गर्ने प्रयास गर्ने कुनै राजा वा मानिसलाई परास्त गरून्।

म, दाराले यो आदेश गरेकोछु। यसलाई सावधानीपूर्वक चाँडो पालन गरियोस।

मन्दिरको निर्माका समाप्ति र समर्पण

13 तब, यूफ्रेटिस नदीको पश्चिमको प्रदेशका प्रशासक तत्तै, अनि शतर-बोज्जै र तिनीहरूका सरकारी मानिसहरूले राजा दाराले आदेश दिए जस्तै गरे।

14 यहूदीहरूका धर्मगुरुहरू अगमवक्ता हागै अनि इद्रोका छोरा जकर्याह अगमवक्ताको रेखदेखमा निर्माण कार्य सफलता पुर्वक गर्दै गए। इस्राएलका परमेश्वरको आदेश कोरेस, दारा।

15 अनि अर्त-जारसेज फारसका राजाहरूको आदेशद्वारा तिनीहरूले निर्माण कार्य पूर्ण गरे। यसरी यो मन्दिर राजा दाराको शासनकालको छैटौ वर्षको* अदार† महीनाको तेस्रो दिन पूर्ण गरियो।

16 त्यस पछि इस्राएलका मानिसहरू, अनि लेवीहरू र अन्य फर्किआएका कैदीहरूले परमेश्वरको यो मन्दिरको समर्पणको उत्सव खबै हँससाथ मनाए।

17 परमेश्वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले 100 साढे, 200 भेडा, 400 थुमा अनि समस्त इस्राएलको पवित्रिकरण-अर्पणका निम्ति, इस्राएलका प्रत्येक कुलबाट एक-एक गरी 12 वटा बोका अर्पण गरे।

* 6:15: राजा दाराको ... छैटौ वर्ष अथवा "515 ख्री.पू.।" † 6:15: अदार "फर्बरी-माच," केहि प्राचीन लेखकहरू (1 एस्त) का अनुसार 23औ अदार।

18 तिनीहरूले यस्शलेममा परमेश्वरको मन्दिरमा सेवाका निम्ति मोशाको पुस्तकमा लेखिए अनुसार पूजाहारीहरूलाई र तिनीहरूका विभागमा अनि लेवीहरूलाई तिनीहरूका वर्गमा स्थापित गरे।

निस्तार चाड

- 19 यहदीहरू जो कैदबाट फर्केर आएका थिए, तिनीहरूले पहिलो महीनाको चौथो दिनमा निस्तार चाड मनाए।
 20 किनभने सबै पूजाहारीहरू अनि लेवीहरूले स्वयंलाई शुद्ध पारेका थिए। तिनीहरू सबै स्वच्छ थिए। यसकारण तिनीहरूले कैदबाट फर्केर आउने सबै यहदीहरू अनि तिनीहरूका पूजाहारीहरू, अनि तिनीहरूस्वयंका निम्ति निस्तार थुमा मारे।
 21 कैदबाट फर्केर आउने इस्राएली मानिसहरूले निस्तार भोज खाए जसरी परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्नका निम्ति जसले स्वयंलाई देश तथा राष्ट्रहरूको अस्वच्छ पनबाट अलग पारेर तिनीहरूसित मिल्नेहरूले गरेका थिए।
 22 तिनीहरूले सात दिनसम्म खुबै आनन्द सित अखमिरी रोटीको उत्सव मनाए। किनभने परमप्रभुले तिनीहरू प्रति अश्रूका राजाकोः मन परिवर्तन गरिदिनु भए, तिनीहरूलाई खुशी तुल्याएका थिए, जसद्वारा तिनले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिरको कार्यमा सहयोग दिए।

7

एञ्जा यस्शलेमा आए

- 1 फारसका राजा आर्ट-जारसेजको को शासनकालमा, यी कुराहरू पछि एञ्जा बाबेलबाट यस्शलेममा आए। एञ्जा सरायाहका छोरा, अजर्याहका छोरा, हिल्कियाहका छोरा।
 2 हिल्किया शल्लूमका छोरा, शल्लूम सादोकका छोरा, सादोक।
 3 अहीतबका छोरा, अहीतब अमर्याहका छोरा, अमर्याह, अजर्याहका छोरा, अजर्याह मरायोतका छोरा।
 4 मरायोत, जरहियाहका छोरा, जरहियाह उज्जीका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए।
 5 बुक्की अबीशूअका छोरा थिए, अबीशूअ पीनहासका छोरा थिए, पीनहास एलाजारका छोरा थिए, एलाजार मुख्य पूजाहारी हास्नका छोरा थिए।
 6 एञ्जा बाबेलबाट यस्शलेम आए अनि तिनी मोशाको व्यवस्थाको विषयमा राम्रो ज्ञान भएका शिक्षक* थिए। जो परमप्रभु इस्राएलका परमेश्वरले इस्राएललाई दिनु भएको थियो। अनि राजाले एञ्जालाई उसले चाहेका हरेक बस्तु दिए किनकि परमप्रभु उसका परमेश्वरले उसलाई सहायता गर्दै थिए।
 7 इस्राएलका केही मानिसहरू केही पूजाहारीहरू, लेवीहरू गवैयाहरू, द्वापरालहरू, मन्दिरका सेवकहरू।
 8 राजा आर्ट-जारसेजको शासनको सातौं वर्षमा यस्शलेमसम्म आए।
 9 उनी यस्शलेममा राजाको सातौं वर्षको पाचौं महिनामा आए किनभने उनले पहिलो महिनाको पहिलो दिनमा नै बाबेल छोडे अनि पाँचौं महिनाको पहिलो दिनमा यस्शलेम आए किनभने उनलाई उनका परमेश्वरले सहायता गर्दैथिए।
 10 किनकि एञ्जाले स्वयंलाई परमप्रभुको शिक्षको अध्ययन गर्नमा अनि त्यसलाई व्यवहारमा परिणत गर्नमा इस्राएलमा त्यसका सम्बन्धि अध्यादेशहरू अनि कानून सिकाउनमा आफूलाई समर्पण गरेका थिए।

राजा आर्ट-जारसेजले एञ्जालाई पत्र पठाए

11 यो पत्रको प्रतिलिपि हो, जो राजा आर्ट-जारसजले पूजाहारी लेखक अनि परमप्रभुबाट विधिका गुरू, एञ्जा अनि उसका नियमहरू इस्राएललाई दिएका थिए।

12 आर्ट-जारसेज,

स्वर्गका परमेश्वरका राजाहरूका राजा, व्यवस्थाका विद्वान पूजाहारी एञ्जा प्रति:

अभिवादन!

- 13 अब-म यो आदेश दिंदछु कि मेरो राज्यमा कोहि पनि इस्राएलका मानिसहरू वा तिनीहरूका पूजाहारीहरू वा लेवीहरू स्वेच्छाले तिमीसित यस्शलेममा जान चाहन्छन् भने जानसक्छन्।
 14 तिमीलाई राजा अनि उनका सातजना सल्लाहकारहरू परमेश्वरको व्यवस्थाको विषयमा हेर्न पठाएको छु जुन चाँहि तिप्रो हात यहदा अनि यस्शलेममाथि छ।
 15 तिमीलाई राजा र उनका सल्लाहकारहरूले इस्राएलका परमेश्वर, जसको मन्दिर यस्शलेममा छ, मुक्त रूपले अर्पण गरेका सुन र चाँदीहरू लिन पठाएका हुन साथै यस्शलेममा तिनीहरूका परमेश्वरको मन्दिरको निम्ति मानिसहरू अनि पूजाहारीहरूले गरेका।
 16 स्वेच्छिक अर्पणहरू सहित बाबेल प्रदेश भरि तिमीले प्राप्त गर्न सकेका सुन र चाँदीहरू लानु।
 17 त्यसकारण, तिमीले यो पैसाले निदिष्ट रूपमा सँधे, भेडा, थुमाहरू अनि अन्नबलि एवं अर्बबलि किन्नु पर्छ, अनि तिमीले ती यस्शलेममा तिप्रो परमेश्वरको मन्दिरको बेदीमा अर्पण गर्नुपर्छ।
 18 बाँकी रहेका सुन अनि चाँदी द्वारा तिप्रो परमेश्वर को इच्छा अनुसार तिमी अनि तिप्रा यहदी भाइहरूका निम्ति के गर्दा राम्रो हुन्छ त्यही गर्न सक्ने छौ।
 19 तिप्रा परमेश्वरको उपासनाका निम्ति तिमीलाई प्रदान गरिएका भाँडा-वर्तनहरू तिमीले यस्शलेमको मन्दिरमा परमेश्वरको समक्ष राख्नुपर्छ।
 20 अनि तिप्रा परमेश्वरको मन्दिरका निम्ति चाहिएका अन्य चीज-बीजहरू, जसको प्रबन्ध गर्न जिम्मावारी तिप्रोले तिमीले राज खजानाबाट प्रबन्ध गर्न सक्नेछौ।
 21 म, राजा आर्ट-जारसेजले यो आदेश पनि ती कोषाध्यक्षहरूलाई दिंदछु जो यूप्रेटिस नदीपारिका प्रदेशमा छन् कि पूजाहारी, स्वर्गका परमेश्वरका एक विद्वान एञ्जाले जे भने पनि त्यसलाई पुर्ण परिश्रम सहित गर।
 22 3,400 किलो ग्राम चाँदी, 250 मूरी गहुँ, 22,000 लीटर दाखरस 22,000 लीटर भद्राक्षको तेल अनि चाहिएजती नून समेत पुर्णरूपले तुरून्तै दिनु।
 23 स्वर्गका परमेश्वरले गर्नु भएको जेसुकै आदेश पनि पुर्णरूपले तुरून्तै गर्नु। परमेश्वरको मन्दिरको निम्ति सम्पुर्ण परिश्रमले गर्नु जसमा कि परमेश्वरको क्रोध राजा अनि उनका छोराहरूका राज्य माथि पर्न नआवोस्।

‡ 6:22: अश्रूका राजा यसको अर्थ शायद फारस का राजा दारा हो।

* 7:6: शिक्षक यो व्यक्तिले पुस्तकहरूको प्रतिलिपि बनाउँथे। यी मानिसहरूले ती पुस्तकहरू अध्ययन गरेर शिक्षक भए।

24 हामी तिमीहरूलाई सूचित गर्छौं, कि समस्त पूजाहारीहरू लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अनि परमेश्वरको यो मन्दिरका अन्य सेवकहरूले कुनै प्रकारका तिर्रो तिरुं पर्ने छैन।

25 अनि एजा, तिमीसित भएका तिम्रा परमेश्वरका ज्ञान अनुसार तिमीले नदीपारीको प्रदेशका मानिसहरूको न्याय गर्न न्यायकर्ता अनि हाकिमहरूको नियुक्ति गर्नु जसले तिम्रो परमेश्वरको व्यवस्था जान्दछन्। अनि जसले जानदिन, तिमीहरूलाई तिमीले सिकाउने छौ।

26 जसले तिम्रा परमेश्वरका व्यवस्था अनि राजाका व्यवस्थाको पालन गर्दैन त्यसमाथि मृत्यु वा देश निकाला वा जरिमाना कि त कारावास पूर्णरूपले पूर्ण परिश्रम द्वारा तुरुन्तै न्याय गरियोस।

एजाबाट परमेश्वरको महिमा

27 परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर। उसले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए।

28 अनि उसले मलाई राजा, तिनका सल्लाहकार अनि राजाका प्रमुख अधिकारीहरूका उपस्थितिमा उसको प्रेम दर्शाए। परमप्रभु, मेरा परमेश्वरले मलाई सहायता गरिरहनु भएको हुनाले म उत्साहित भएको छु। अनि म संग यरूशलेमसम्म जानका निम्ति इस्त्राएलका अगुवाहरूलाई एकत्रित गरे।

8

एजासंग फर्केर आउने अगुवाहरूको सूची

1 यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू ती हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसंग बाबेलदेखिमाथि गए।

2 पीनहासका कुलका: गेशोम, ईतामारका कुलबाट: दानियेल दाऊदका कुलबाट:

3 शकन्याहका कुलका, हतुश परोशका कुलबाट: जकर्याह अनि तिनी सित सूची भएका 150 मानिसहरू थिए।

4 पहत-मोआबका कुलबाट: एल्याहोएनै, जरहियाहका छोरा अनि तिनीसित 200 मानिसहरू।

5 जतूका कुलहरूबाट: यहजीएलका छोरा शकन्याह अनि तिनी सित 300 मानिसहरू।

6 आदीनका कुलबाट: जोनाथनका छोरा एबेद अनि तिनी सित 50 मानिसहरू।

7 एलमाका कुलबाट: अतल्याहका छोरा यशयियाह अनि तिनी सित 70 मानिसहरू।

8 शपत्याहका कुलबाट: मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू।

9 योआबका कुलबाट: यहीएलका ओबदिया अनि तिनीसित 218 मानिसहरू।

10 बानीका कुलबाट: योसिपियाका छोरा शलोमीत अनि तिनीसित 160 मानिसहरू।

11 बेबैका कुलबाट: बेबैका छोरा जकर्याह अनि तिनीसित 28 मानिसहरू।

12 अजगादका कुलबाट: हक्कातान छोरा योहानान अनि तिनीसित 110 मानिसहरू।

13 आखिरी चौँहि अदोनीकाम, सन्तानबाट थिए तिनीहरूका नाउँ: एलीपेलेत, यीएल र शमायाह तिनीहरूसित 60 मानिसहरू थिए।

14 बेबे कुलबाट: उनै अनि जब्बद अनि तिनीहरू सित 70 मानिसहरू थिए।

यरूशलेमा फर्कीएका

15 मैले तिनीहरूलाई नदीको छेउमा भेला गरे जो अहवातर्फ बन्छ, हामी त्यहाँ छाउनी लगाए तीन दिनसम्म बस्यौं। मैले ती मानिसहरू अनि पूजाहारीहरूलाई हेरे तर मैले त्यहाँ कुनै लेवीहरूलाई देखिन।

16 यसकारण मैले एलाजार, अरीएल, शमायाह, एलनातान, यारीब, एलनातान, नातान, जकर्याह र अशूलाम, जो अगुवाहरू अनि योग्यरीब र एलनातानहरूलाई बोलाएँ तिनीहरू बुझकि मानिस थिए।

17 अनि मैले तिनीहरूलाई कासिपियाह नामक स्थानमा अगुवा इधो कहौं पठाएँ। इधो र तिनका दाज्यू-भाइहरू अनि कासिपियाह स्थानको मन्दिरका सेवकहरूलाई के भन्नु पर्ने सो भने जसद्वारा तिनीहरूले हामी कहौं हाम्रा परमेश्वरको मन्दिरको निम्ति कर्मीहरू ल्याउन सकोस।

18 किनभने हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु भयो, तिनीहरूले हामीकहाँ एक वृद्धिमान मानिस, लेवीको छोरा महलीका कुलहरूका। इस्त्राएलका छोरा जस्तै शेरबियाह र तिनका छोराहरू भाइहरू एवं अन्य मानिसहरू।

19 अनि शेरबियाह तिनीसित मरारीका सन्तानहरूका यशैयार तिनका भाई र छोराहरू।

20 अनि मन्दिरका सेवकहरू जसलाई दाऊद अनि राजकुमारहरूले लेवीहरूलाई सहायता गर्न नियुक्त गरेका थिए। 220 जना मन्दिरमा सेवकहरू पठाए। ती सबै का नाउँ सूचीमा लेखिए।

21 त्यहाँ अहवा नदीको छेउमा, हामीहरू अनि हाम्रा केटा-केटीहरू र हाम्रा सबै सम्पत्तिहरूको निरापद यात्राको निम्ति उहाँसित विन्ती गर्नलाई हामी परमेश्वरको समक्ष स्वयंलाई विनम्र तुल्याउन सकौं भनी उपवासको घोषणा गर्यौं।

22 किनभने यात्रामा हामीलाई शत्रुहरूबाट सुरक्षित राख्नको निम्ति राजासंग सैनिक अनि घोडसवारहरूको माग गर्नमा लज्जित थियौं। किनभने हामीले राजालाई भनेको थियो, “हाम्रा परमेश्वरले ती सबैलाई सहायता गर्नु हुन्छ, जो उहाँ प्रति विश्वास गर्छन् तर उहाँ तिनीहरू प्रति अति क्रोधित हुन्छु, जो उहाँदेखि टाढा हुन्छ।”

23 यसर्थ हामीले यसका निम्ति उपवास बस्यौं र हाम्रा परमेश्वर प्रति प्रार्थना गर्यौं अनि उहाँले हाम्रो प्रर्थनाको उत्तर दिनु भयो।

24 त्यसपछि मैले शेरब्याह र हबिशयाह अनि तिनीहरूका भाईहरू मध्ये दशजना पूजाहारीहरू सहित 12 जना अगुवाहरूलाई चुनैं।

25 त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्त्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वर्तनहरू तौलेर मैले तिनीहरूलाई दिए।

26 मैले तौलिएर तिनीहरूलाई 22,100 किलो ग्राम चाँदी 100 चाँदीका भाडाहरू 3,400 किलो ग्राम ओजनको, 3,400 किलोग्राम सुन

27 सुनका कचौराहरू 8 1/2 किलोग्राम ओजनको,

28 तब मैले ती बाह्र पूजाहारीहरूलाई भने, “तिमीहरू अनि यी चीजहरू परमप्रभुको निम्ति पवित्र छौ। मानिहरूले तिमीहरूका पिता-पुर्खाका परमेश्वरलाई सुन र चाँदीहरू दिए।

29 यिनीहरू को खूबै होशियारी सित रक्षा गर। जब सम्म तिमीहरूले पूजाहारीहरू अनि लेवीहरूका अगुवाहरू अनि यरूशलेममा इस्त्राएल कुलका प्रमुखहरू समक्ष परमप्रभुको मन्दिरको कोठाहरू भित्र तौलदिनौं।”

30 यसर्थ पूजाहारीहरू र लेवीहरूले जोखिएका ती सुन-चाँदी र अरु मत्तोपूर्ण सामानहरू यरूशलेममा, हाम्रा परमेश्वरको मन्दिरमा ल्याउनका निम्ति प्राप्त गरे।

31 हामीले यस्शलेम जानका निम्ति पहिलो महिना* को बाह्रौ दिनमा अहावा नदी छोडियो। अनि हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र उहाँले हामीलाई शत्रुहरूको शक्ति र चोरहरूबाट बाटोमा सुरक्षित गर्नुभयो।

32 अनि हामी यस्शलेम आइपुग्यौ। त्यहाँ हामीले तीनदिन विश्राम गर्‍यो।

33 चौथो दिनमा हामीले हाम्रा परमेश्वरको मन्दिरमा ती चाँदी अनि सुन अनि सामानहरू जोखियो र ती पूजाहारी उरियाहका छोरा मेरोमोत साथै पिनहासका छोरा एलाजार अनि तिनीहरूसित लेवीहरू, येशूअका छोरा योजाबाद अनि बिन्नुअका छोरा नोअदियाहलाई दियो।

34 हरेक वस्तुको संख्याद्वारा ओजेन जाँच गरि अनि त्यस समयमा ठोस ओजेन टिपियो।

35 तब कैदबाट फर्केर आउने यहूदीहरूले इस्राएलका परमेश्वरलाई समस्त इस्राएलका निम्ति होमबलि अर्पण गरे 12 वटा सँढे, 96 वटा भेडा, 77 वटा थुमा अनि पाप बलिका निम्ति 12 वटा बोकाहरू यी सबै परमप्रभुका निम्ति होमबलि थिए।

36 तिनीहरूले राजाका आदेश पनि राज अधिकारीहरू अनि नदीपारीका प्रशासकहरूलाई दिए। तब तिनीहरूले यी अधिकारीहरूले प्रशासकहरू अनि इस्राएलका मानिसहरूले परमेश्वरको मन्दिरलाई सहयोग दिए।

9

विदेशी जातिहरूसंग विवाह

1 यी कुराहरू गरेपछि अगुवाहरू म कहाँ आए र भने, “इस्राएलका मानिसहरू पूजाहारी अनि लेवीहरू भूमिका मानिसहरूबाट स्वयं पृथक भएका छैनन्। ती इस्राएलका मानिसहरूले कनानी, हिती, परिज्जी, यबसी, अम्मोनी, मोअबी, मिश्री अनि एमोरीसँग धिल्लागदा कार्य गरेकाछन्।

2 किनभने तिनीहरूले आफू स्वयं अनि आफ्ना छोराहरूका निम्ति तिनीहरूले वरिपरीका छिमेकिका छोरीहरूलाई पत्रिको रूपमा राखेकाछन्। अनि तिनीहरूले पवित्र मानिसहरूलाई भूमिका अरू मानिसहरूसित मिलाएका छन्। अधिकारीहरू र अगुवाहरूले परमेश्वर प्रति अविश्वसनीय कार्यमा अगुवाई गरेकाछन्।”

3 जब यो वचन मैले सुने मेरो पहिरन च्याते अनि मैले मेरो शिरका केश र दाढी उखाले

4 म अति आघातको अवस्थामा बसें। तब सबै मानिसहरू मकहाँ आए, जो इस्राएलका परमेश्वरको वचनद्वारा डरले काँभेका थिए। तिनीहरू भयभीत थिए किनभने मानिसहरू जो कैदमा थिए, तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। अनि म साझ बलिदान नहुज्जेल आघातको अवस्थामा बसें।

5 तब साझको बलिदानको समयमा लज्जीत अवस्थामा बसिरहेको देखि म उठे अनि च्यातिएका पहिरन अङ्ग वस्त्र सहित म घुडाटेकेरे निहुरिए र परमप्रभु मेरो परमेश्वर तर्फ मैले मेरा हात फैलाएँ

6 र मैले भने:

“हे मेरो परमेश्वर, तपाईं प्रति मेरो अनुहार उठाउनु होस हे परमेश्वर, म अत्यन्तै लज्जित एवं घबराह्नु छु तपाईंलाई माथिहेनं।

7 किनभने हाम्रो पापहरू हाम्रोशिर जतिकै उच्च भए बढेका छन्। अनि हाम्रो अपराधहरू धेरै भएकाछन्। हाम्रा पापको कारणले आज हामी, हाम्रा राजाहरू अनि हाम्रा पूजाहारीहरू। विदेशी राजाहरूबाट तरवार, कैद, लुटमार अनि लाज र हीनता बोझद्वारा दण्डित भएकाछौं।

8 “अनि अहिले क्षणभरका निम्ति हाम्रा परमप्रभु परमेश्वरले हामी प्रति दया दर्शाउनु भएको छ। हामीमध्ये केहीलाई कैदी बाट उम्कन दिनु भएर अनि आफ्नो पवित्रस्थानमा हामीलाई सुरक्षित स्थान दिनुभएर जसमा कि हाम्रा परमेश्वरले हामीलाई नया आशा दिनुहुन्छ, अनि हाम्रो दासत्वबाट हामीलाई नयाँ जीवन दिनु हुन्छ।

9 किनभने हामी दासहरू हौ तर हाम्रा परमेश्वरले हामीलाई हाम्रो दासत्वबाट छाड्नु भएको छैन। हामीलाई नया जिवन दिनु भएर हाम्रा परमेश्वरको मन्दिर पुनःनिर्माण गर्न अनि त्यसको जीर्णोद्धार गर्नका निम्ति यहूदा एवं यस्शलेममा हामीलाई संरक्षणशील पर्खाल* दिनु भएर फारसका राजा समक्ष उहाँले हामीलाई प्रेम, भक्तिभाव र दया दर्शाउनु भएको छ।

10 “तर अहं हाम्रा परमेश्वर, यसपछि हामी के भन्नसक्छौं? किनभने हामीले तपाईंका आदेशहरू ल्याएका छौ।

11 जो तपाईंले तपाईंका सेवकहरू अगमबक्ताहरू द्वारा दिनु भयो। जब तपाईंले भन्नु भयो: ‘त्यो भूमि जसलाई अधिकारमा लिन तिमीहरू प्रवेश गरिरहेछौ, मानिसहरूको दुष्ट कार्यले गर्दा त्यो भूमि भ्रष्ट भएका छन्। तिनीहरूले त्यो भूमि एक छेउ देखि अर्को छेउ सम्म कुर्कम अनि अशुद्धताले भरिएको छन्।

12 त्यो भूमिमा तिनीहरू एक छेउ देखि अर्कोछेउसम्म आफ्ना दुष्कर्म द्वारा आफ्ना अस्वच्छ पानद्वारा मरेका थिए। यसर्थ आफ्ना छोरा-छोरीहरूको लागि तिनीहरूका छोरा-छोरीहरूसंग पति-पत्नीको रूपमा तिनीहरूको कल्याण अथवा सफलताको चाहना कहिल्यै नगर जसद्वारा तिमीहरू शक्तिशाली हुनेछौ।’

13 “अनि तिमीहरूले त्यस भूमिको असल कुराहरूको उपभोग गर्न सक्ने छौ र तिमीहरूले सदाको निम्ति यसलाई पैतृक सम्पत्ति को रूपमा आफ्ना छोरा-छोरीहरू तथा सन्तानलाई दिन सक्ने छौ। आखिरमा हाम्रो दुष्कर्म अनि महादोषको कारणले त्यो हामीमाथि आइपरेको भएता पनि तपाईं, हाम्रा परमेश्वरले हाम्रो पाप प्रति।

14 उचित भन्दा कम्दण्ड दिनु भएकोछ तपाईंले हामीलाई यसरी बाँचेहरूको एक समूह दिनु भए पछि के हामिले फेरि तपाईंको आदेश भङ्ग गर्नु, अनि यी इच्छा विपरित कार्य गर्ने मानिसहरू सित अन्तर-जातिय विवाह गर्नु? के हामीलाई नष्ट गर्नका निम्ति तपाईं क्रोधित हुनुहुन्छ। जसमा कि त्यहाँ कोही पनि रहने छैन?

15 “हे परमप्रभु इस्राएलका परमेश्वर तपाईं असल हुनुहुन्छ! किनभने आज हामी बाँचेहरूको समूहमा छाडिएका छौ। यो दोष को कारण कोही पनि तपाईंको समक्ष निर्दोष घोषित हुन नसकेता पनि हामी दोष सहित यहाँ तपाईंका समक्ष छौ।”

10

मानिसहरूकोले आफ्ना पापहरू मानिलिए

1 जब एज्राले स्वयं रूँदे परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे। र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरुष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए।

2 शकन्त्याह, यहीँएलको छोरा, एलामका कुलहरू मध्ये एक-ले एज्रालाई भने, “हामी हाम्रा परमेश्वरप्रति विश्वासहीन भएको छौ। त्यस भूमिका विदेशी स्त्रीहरूसित विवाह गरेर।

* 8:31: पहिलो महिना “मार्च-अप्रेल,” वा “458 ख्री.प.”

* 9:9: पर्खाल यहाँ पर्खालले शहर वरिपरिको भौतिक पर्खाल भन्दा फारसी अधिकारीहरूका सहयोगद्वारा ब्यबस्था गरिएको सुरक्षा बुझिन्छ।

3 अब, यस विषयमा इस्राएलका निम्ति अझ आशा छ। यसर्थ अब यी समस्त पत्रीहरू अनि तिनीहरूका छोरा-छोरीहरूलाई मेरा मालिक एजा को अनि हाम्रा परमेश्वरको आदेश र आदर गर्नेहरूको सल्लाह अनुसार पठाउनका निम्ति व्यवस्था अनुसार हाम्रा परमेश्वर सित हामी एक करार गरौं।

4 उठ, किनभने यो तिप्रो जिम्मेवारिको कुरा हो अनि हामी तिप्रोसाथ छौं। यसो गर्ने साहस गर।”

5 यसर्थ एजा उठे र उनले पूजाहारीहरू लेवीहरू अनि इस्राएलका समस्त मानिसहरूका अगुवाहरूलाई, जे गर्ने सल्लाह भएको छ। त्यही गर्ने शपथ दिलाए। तिनीहरूले त्यसै गर्ने शपथ गरे।

6 त्यसपछि एजा परमेश्वरको मन्दिर सामुनेबाट पर गए अनि उनी एल्यासीबका छोरा योहानानको कोठामा गए अनि उनले त्यही रात बिताए। उनले त्यहाँ रोटी खाएनन्, अनि पानी पनि पिएनन्, किनभने कैदी बाट फर्केर आउनेहरूको अविश्वासीपनले गर्दा उनी अझ आफशोस गर्दै थिए।

7 तिनीहरूले कैदीबाट फर्केर आउने सबैलाई यशशलेममा भेला हुनु भनि यहूदा अनि यशशलेम भरि घोषणा गरे।

8 तीन दिन भित्रमा जो आउदैन, अधिकारी अनि धर्मगुरुको निर्णय अनुसार उसले आफ्नो सम्पूर्ण सम्पत्ति गुमाउन सक्ने छन्। अनि उसलाई फर्केर देशनिकालाहरूको समूहबाट अलग गरिनेछ।

9 यसर्थ तीन दिन भित्र मा यहूदा अनि बिन्यामीनका समस्त मानिसहरू यशशलेममा भेला भए। यो नवौं महिनाको बिसौ दिन थियो। समस्त मानिसहरू परमेश्वरको मन्दिरको खुला स्थानमा बसेका थिए। अनि त्यस वृष्टिको कारणले तिनीहरू डरले कान्दै थिए।

10 तब पूजाहारी एजा उठे अनि तिनीहरूलाई भने, “विदेशी स्त्रीहरू विवाह गरेर तिमीहरू अविश्वसनीय भएका छौं यसरी इस्राएलमा अपराध बढाएका छौं।

11 यसर्थ अब हाम्रा पिता-पुर्खाका परमेश्वर प्रति अपराध स्वीकार गर अनि उहाँको इच्छा अनुसार कार्य गर। तिमीहरूले स्वयंलाई त्यस भूमिका मानिसहरूबाट अनि तिमीहरूका विदेशी पत्रीहरूबाट अलग गर।”

12 सम्पूर्ण सभाले उच्च आवाजमा उत्तर दिए, “हजूर, तपाईंले भन्नु भए अनुसार हामीले गर्नु पर्छ।

13 तर यहाँ धेरै मानिसहरू छन् अनि यो वर्षा ऋतु हो। यसर्थ हामी बाहिर उभिन सक्तैनौं। यो काम एक वा दुइ दिनको होइन, किन हामीले यस कुरामा महानरूपले पाप गरेका छौं।

14 हाम्रा अधिकारीहरू, प्रमुखहरूले सम्पूर्ण सभाको प्रतिनिधित्व गर्नु अनि हाम्रा शहरका सबैजना जसले विदेशी स्त्रीहरू विवाह गरेका छन्। तिनीहरूसित प्रत्येक शहरका धर्मगुरु अनि त्यहाँका न्यायकर्ताहरू नियोजित समयमा आउनु, जब सम्म यस विषयमा हाम्रा परमेश्वरको जल्दो क्रोध हामीबाट टाढा हटदैन।”

15 केवल असाहेलका छोरा जोनाथन अनि, टिकभाहका छोरा याजयाहले विरोध गरे। अनि मशुल्लाम, शब्बै लेवीले तिनीहरूलाई समर्थन गरेनन्।

16 फर्केका कैदीहरूले यसो गरे। पूजाहारी एजाले कुलका प्रमुखहरूलाई आफ्ना कुलका विभागको प्रतिनिधित्व गर्नका निम्ति थरि थरिका मानिसहरू चुने अनि ती सबैलाई नाउँद्वारा पदस्थ गरेका थिए। दशौं महिनाको को पहिलो दिन तिनीहरू विषय अध्ययन गर्न बसे।

17 तिनीहरूले ती सबै मानिसहरू, जसले विदेशी स्त्रीहरू विवाह गरेका थिए। व्यापार अर्को वर्षको पहिलो महिनाको पहिलो दिन सम्ममा पुरा गरे।

मानिसहरूको सूची जसले विदेशी स्त्रीहरू संग विवाह गरेका थिए

18 विदेशी स्त्रीहरू विवाह गर्ने पूजाहारीका सन्तान मध्ये यिनीहरू भेट्टिए:

योशादाकका छोरा येशुअको सन्तान अनि भाईकाहरूका: मासेयाह, एलाजार, यारीब अनि गदल्याह।

19 तिनीहरू सबैले आफ्ना पत्रीहरूलाई तलाक दिने वचन दिए अनि तिनीहरू प्रत्येकले आफ्ना बथानबाट एउटा भेडा आफ्ना दोषका निम्ति दोष बलि अर्पण गरे।

20 इमेरका कुलहरूबाट: हनानी अनि जबदियाह।

21 हारीमका कुलहरूबाट: मासेयाह, एलियाह, शमायाह, यहीएल, र उज्जियाह।

22 पशहरका कुलहरूबाट: एल्योएन, मासेयाह, इशमाएल, नतनेल, योजाबाद अनि एलासा।

23 लेवीहरू मध्ये:

योजाबाद, शिमी, केलायाह, पतहियाह, यहूदा अनि एलाजार।

24 गवैयाहरू मध्ये: एल्याशीब।

द्रारपालहरू मध्ये: शल्लूम, तेलेम अनि ऊरी।

25 अनि रहेका, अन्य इस्राएली मध्ये:

परोशका कुलहरूका: सन्याह, यिज्याह, मलिकिया, मिथ्यामीन, एलाजार, मलिकियाह, बनायाह।

26 एलामका कुलहरूबाट: मत्न्याह, जकर्याह, यहीएल, अब्दी, यरेमोत अनि एलिया।

27 जन्तुका कुलहरूबाट: एल्योएन, एल्याशीब, अतन्याह, यरेमोत, जरबाद अनि अर्जीजा।

28 बेबेका कुलहरूका: यो मानिसहरू येहोहानान, हनन्याह, जब्बै अनि अत्लै।

29 बानीका कुलहरूबाट: मशुल्लाम, मल्लूक, अदायाह, याशुब, शाल अनि यरेमोत।

30 पहत-मोआबका कुलहरूबाट: अद्रा, केलाल, बनायाह, मासेयाह, मत्न्याह, बज्जेल बिनूइ अनि मनरशे।

31 हारीमको कुलहरूबाट यी मानिसहरू: एलाजार, यिशियाह, मलिकियाह, शमायह, शिमेओन।

32 बिन्यामिन, मल्लूह, अनि शमर्याह।

33 हाशुमका कुलहरूबाट यी मानिसहरू: मत्तनै, मत्ता, जाबाद, एलीपिलेत, येरैमै, मनरशे अनि शिमी।

34 बानीका कुलहरूबाट यी मानिसहरू: मादे, अग्राम, अनि ऊएल।

35 बनायाह, बेदयाह कलूही।

36 बन्याह, मरेमोत, एल्याशीब।

37 मत्न्याह, मत्तनै अनि यास।

38 बिनूइको कुलहरूबाट यी मानिसहरू:

39 शिमी, शेलेम्याह, नातान अनि अदाया।

40 मकनादबे, शाशै, अनि शारे।

- 41 अञ्जेल शेलेम्याह, शमर्याह।
42 शल्लूम, अमर्याह अनि योसेफ।
43 नेबोका कुलहरूबाट थी मानिसहरू: थीएल, मतियाह जाबाद, जीबना, इई योएल अनि बनायाह।
44 थी सबै मानिसहरूले विदेशी श्रीहरूलाई विवाह गरेका थिए, अनि तिनीहरू कसैको पत्नीहरूसंग छोरा-छोरीहरू थिएनन्।

नहेम्याहको पुस्तक

नहेम्याहको प्रार्थना

- 1 यी नहेम्याह, हकल्याहका छोराका बचन हुन; बीसौ वर्षमा किसलेव* महीनामा आर्ट-जारसेज राजा थिए। म राजधानी शहर शशनमा* थिएँ।
- 2 अनि मेरा एकजना भाई हनानी केही अन्य मानिसहरूसहित यहदाबाट म कहाँ आए। मैले तिनीहरूलाई बाँकिरहेका यहदी कुलहरूका बारेमा सोधें जो काराबासबाट उम्केका थिए। अनि यस्शलेमको बारेमा मैले सोधें।
- 3 तिनीहरूले मलाई भने, “यहदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यस्शलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।”
- 4 जब मैले यी शब्दहरू सुनें म बसें र रोएँ। मैले धेरै दिन अफसोस मनाएँ अनि स्वर्गका परमेश्वरको अघि उपवास प्रार्थना गरे।
- 5 मैले भनें,

“परमप्रभु, स्वर्गका परमेश्वर, महान र भययोग्य परमेश्वर उहाँको करारमा वि्वास योग्य हुनुहुन्छ। जसले उहाँलाई प्रेम गर्छन् र उहाँका आदेशहरू पालन गर्छन्।

6 “तपाईंको सेवक म र तपाईंका सेवक इस्राएलका मानिसहरूले हजुरको विरोधमा गरेको पाप स्वीकार गरे रातदिन तपाईंलाई प्रार्थना गरिरहेकोछु दया गरी कान थापियोस् अनि आर्खोहरू उधारियोस् म र मेरो पुर्खाहरूले पनि पाप गरेकाछौं।

7 हामी इस्राएलीहरूले तपाईं प्रति दुष्ट कार्य गरेका छौं अनि हामी तपाईंका सेवक मोशालाई दिनुभएको आज्ञा पालन गरेका छैनौं।

8 “तपाईंले तपाईंका सेवक मोशालाई दिनुभएको आदेश याद गर्नु होस् जब तपाईंले भन्नुभयो, ‘यदि तिमीहरू अविश्वासनीय छौ, भने म तिमीहरूलाई राष्ट्रहरू माझ छरपष्ट पारिदिने छु।

9 तर यदि तिमीहरू म कहाँ फर्कीं आयौ भने र तिमीहरूले सावधानी साथ मेरा आदेशहरू पालन गर्थौ भने। तब तिमीहरूका कैदी मानिसहरू पृथ्वीको जहाँ कहीं भएता पनि म तिनीहरूलाई त्यहाँ भेला गर्नेछु। अनि म तिनीहरूलाई त्यो स्थानमा ल्याउनेछु जुन मैले मेरो नाउँ राख्नु चुनेको छु।’

10 “ती मानिसहरू तपाईंका सेवक हुन् जसलाई तपाईंले आफ्ना महानशक्ति अनि सुदृढ हातद्वारा मुक्त गरिदिनु भयो।

11 हे मेरा परमप्रभु तपाईंका कान तपाईंको सेवकको प्रार्थना र तपाईंका समस्त सेवकहरूको प्रार्थना सुन्नु ध्यानमय रहनु जसले तपाईंलाई सम्मान गर्न चाहन्छन्, यी मानिसहरूलाई दया देखाएर तपाईंको सेवक मलाई सफलता दिनुहोस्।”

म त्यसबेला राजाको दाखरस दिने सेवक थिएँ।

2

राजाले नहेम्याहलाई यस्शलेममा पठाउनु भयो

1 बीसौवर्षको नीसान महीना आर्ट-जारसेज शासनको समय जब उनको अघि दाखरस ल्याएको थियो। मैले दाखरस लिए अनि राजालाई दिएँ। आज भन्दा अघि म उहाँको उपस्थितिमा उदासी भएको थिइन।

2 यसर्थ राजाले मलाई भन्नुभयो, “तिम्रो अनुहार किन नराप्नो देखिइरहेको छ यद्यपि तिमी विरामी छैनौ? मलाई लाग्छ यो केवल हृदयको दुःख हो अरु केही पनि होइन।” तब म अत्यन्तै डराएँ।

तब म अत्यन्त भयभीत भएँ।

3 मैले राजालाई भनें, “राजा सदैव जीवित रहनु। मेरो अनुहार किन उदास नहुनु जब त्यो शहर जहाँ मेरो पिता-पुर्खाहरू गाढिएका थिए। त्यो भग्नावशेष मात्र छ अनि त्यसका द्वारहरू आगोले नष्ट भएकाछन्।”

4 तब राजाले मलाई भन्नुभयो, “त्यो के हो जो तिमी चाहन्छौ।”

तब मैले स्वर्गका परमेश्वरसित प्रार्थना गरेँ।

5 र राजालाई भनें, “यदि राजालाई खुशी लाग्छ भने तथा यदि तपाईंको सेवकले तपाईंलाई खुशी तुल्याएको भए मलाई यहदामा पठाइदिनु होस् जहाँ मेरो पिता-पुर्खाहरू गाढिएकाछन्। जसमा म पुनःनिर्माण गर्नसक्ँ।”

6 तब राजाले उनको छेउमा बसेकी रानी साथ मलाई भन्नुभयो, “तिम्रो यात्रा कति लामो हुन्छ अनि तिमी कहिले फर्कन्छौ?”

यसर्थ मलाई पठाउन राजा खुशी हुनु भयो, जब मैले उनलाई कतिलामो समयको निम्ति म जान्छु भनी बताएँ।

7 तब मैले राजालाई भनें, “यदि यसले राजालाई खुशी पार्छ भने यफ्रेटिस नदी पश्चिमका राज्यपालहरूलाई सम्बोधित पत्रहरू मलाई दिइयोस्, ताकि तिनीहरूले मलाई यहदा नपुग्जेल नदी पारी सम्म जान दिनेछन्।

8 अनि राजाको जङ्गलका रक्षक असापलाई दिने असापको ठेगाना भएको पत्र मलाई दिइयोस्, जसद्वारा उसले मलाई मन्दिरको किल्लाका द्वारहरू, शहरका पर्खालहरू। अनि मेरो घर बनाउनका निम्ति काठहरू दिनेछन्।”

अनि राजाले मलाई मैले जे मागेको थिएँ दिनु भयो किनभने परमेश्वर म प्रति दयालु हुनुहुन्थ्यो।

9 यसकारण म यफ्रेटिस नदी पश्चिमका राज्यपाल कहाँ गएँ, अनि तिनीहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मेरो साथ सैनिक अधिकारीहरू अनि घोडसवारहरू पठाउनु भएको थियो।

10 जब होरोनीको सम्बलत अनि अम्मोनी अधिकारी तोबियाहले यस बारेमा सुने, कोही इस्राएली मानिसहरू सहायता गर्न आयो भनी त्यसले तिनीहरूलाई खूबै थिएन।

नहेम्याहले यस्शलेमको पर्खाल पत्ता लगाए

11-12 यसकारण म यस्शलेममा आएँ अनि तीन दिन म त्यहाँ थिएँ। त्यसपछि केही मानिसहरू सित म राती हिँडे। मेरो परमेश्वरले मेरो हृदयमा यस्शलेमको निम्ती गर्नु पर्ने जे कुरा हाल्नु हुँदैन त्यो मैले कसैलाई भनेको थिइन। म चडिरहेको पशुबाहेक कुनै पशुहरू म सित थिएनन्।

* 1:1: बीसौ वर्षको किसलेव अथवा 444 ख्री.पू.। सायद यो समयमा आर्ट-जारसेज पहिलो फारसका राजा थिए। † 1:1: शशनमा फारसका राजाको शीतकालीन आवास एक किल्ला शशनमा थियो।

13 राती म बेसीद्वार अनि अजीङ्गरे कुवा सामने भएर घुर्चाने-मूल ढोका सामने गएँ अनि म यस्शलेमको भक्तिएको पर्खाल अनि त्यसका आगोले नष्ट पारेको ढोकाहरू जाँच गर्दै थिएँ।

14 त्यस पछि म फोहोरा-भूत ढोका अनि राजाको पोखरीमा गएँ। तर म चडिरहेको पशु पार भएर जाने ठाउँ थिएन।

15 यसकारण म बेसी भएर राती गएँ, अनि मैले पर्खाल हेरिरहेको थिएँ म फर्किएर बेसीको द्वार भित्र पर्से अनि त्यही बाटो फर्केँ।

16 अधिकारीहरूलाई थाहा भएन म कहाँ गएको थिएँ वा मैले के गर्दै थिएँ, मैले अझसम्म यद्दीहरू, महा-पूजाहारीहरू अथवा बाँकीरहेका अधिकारीहरू जो काम गरिरहेका थिए कसैलाई भनेको थिइनँ।

17 तब मैले तिनीहरूलाई भने, “तिमीहरूले हामीहरूमा परेको कष्ट हेर यस्शलेम कस्तो ध्वंशावशेषमा छ अनि यसका ढोकाहरू आगोद्वारा जलेका छन्। आऊ, हामी यस्शलेमको पर्खालको पुनःनिर्माण गरौँ, जसमा कि हामी अझ अपमान बेइज्जतको बस्तु रहने छैनौँ।”

18 मैले तिनीहरूलाई भने, कसरी मेरो निम्ति परमेश्वर दयालु हुनभयो। अनि राजाले मलाई के भन्नु भएको थियो। तब तिनीहरूले भने, “हामी पुनःनिर्माण शुरू गरौँ।” यसरी यो महान कार्यको तयारीको निम्ति तिनीहरूले स्वयंलाई उत्साहित तुल्याए।

19 जब होरोनी सम्बलत, अम्मोनी अधिकारी, अधिकारी तोबियाह र अरबी गेशेमले सुने तिनीहरूले हामीलाई गिल्ला गरे र भने, “तिमीहरूले यो के गरिरहेका छौ? के का निम्ति तिमीहरू राजाको विरोध गरिरहेछौ?”

20 मैले तिनीहरूलाई भने “स्वर्का परमेश्वरले हामीलाई सफलता प्रदान गर्नुहुनेछ। हामी उहाँका सेवकहरू पुनःनिर्माण शुरू गर्नेछौँ, तर तिमीहरूको भाग, (कानूनी) अधिकार वा सनातनी दाबी* यस्शलेममाथि छैन।”

3

पर्खाल बनाउने कर्मचारीहरू

1 एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेडा-ढोका* फेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले सयको हन्मेआ बुर्जासम्म अनि हनेनेलको बुर्जासम्म समर्पण गरे।

2 यरीहोका मानिसहरूले पर्खालको अर्को भाग उसको छेउमा बनाए, अनि इर्मीका छोरा जक्कूरले तिनीहरू छेउको पर्खालको अर्को भाग बनाए।

3 हस्सनाका छोराहरूले माछा ढोका बनाए। तिनीहरूले त्यसका बीमहरू बनाए अनि त्यसका ढोकामा चुकुलहरू अनि बारहरू लगाए।

4 तिनीहरूको छेउमा अर्को हक्कोसका छोरा उरियाहका छोरा मेरोमतले पर्खालको अर्को अंशको मर्मत गरे।

तिनीहरूको छेउमा अर्को मशेजेबेलका छोरा बैरक्याहका छोरा मशुल्लामले मर्मत गरे।

अनि तिनीहरूको छेउमा अर्को बानाका छोरा, सादोकले मर्मत गरे।

5 तिनीहरूको छेउमा तकोका मानिसहरूले मर्मत गरे तर तिनीहरूका अग्रजहरूले राज्यपालहरूका निम्ती काम गर्न अस्वीकार गरे।

6 पासेहका छोरा योयादा अनि बसोदयाहका छोरा मशुल्लामले पुरानो ढोका मर्मत गरे। तिनीहरूले यसको छप्पर मर्मत गरे ती ढोकाहरूमा चुकुल अनि बारहरू लगाए।

7 तिनीहरूको छेउमा गिबोनी मलत्याह अनि मेरोनेती यादानले गिबोनका मानिसहरू अनि नदी युफ्रेसे प्रदेश पश्चिम प्रदेशको राज्यपाल अधिकारमा मिस्पाका मानिसहरू सहित मर्मत गरे।

8 उसको छेउमा सुनार† हर्षयाहका छोरा उज्ज्वीलले, मर्मत गरे। अनि उसको छेउमा हनन्याह, एकजना अन्तर बनाउनेले मर्मत गरे। अनि तिनीहरूले यस्शलेमको चौडा पर्खालको भाग पुनःनिर्माण गरे।

9 तिनीहरूको छेउमा हरका छोरा रपायाह यस्शलेमको आधा जिल्लाका शासकहरूले मर्मत गरे।

10 तिनीहरूको छेउमा यदयाह, हस्मापका छोराएले आफ्नै घरको सामुन्ने मर्मत गरे। अनि तिनको छेउमा हशबियाहको छोरा हतूशले मर्मत गरे।

11 हारीमका छोरा मल्कियाह अनि पहात-मोआबका छोरा मशबले दोस्रो अंश अनि चल्होको बुर्जा मर्मत गरे।

12 तिनको छेउमा हल्लोदेशका छोराएले शल्लूम यस्शलेमको आधा जिल्लाका शासकहरूले आफ्ना छोरीहरूसित मर्मत गरे।

13 हानुन अनि जानोहमा बसे मानिसहरूले बेसीको-ढोका मर्मत गरे। तिनीहरूले त्यसलाई फेरि बनाए अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू बनाए। तिनीहरूले घुर्चाने-मूल-ढोका सम्म 500 गज पर्खाल मर्मत गरे।

14 रेकाबका छोरा मल्कियाह बेत हक्केरेम जिल्लाका शासकहरूले घुर्चाने-मूलढोका मर्मत गरे। तिनले यसको पुनःनिर्माण गरे अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू लगाए।

15 कोल-होजेका छोरा शल्लूम, मिस्पा जिल्लाका शासकहरूले फोहोरा मूल-ढोका मर्मत गरे। तिनले यसको पुनःनिर्माण अनि छप्पर लगाए अनि त्यसका ढोकाहरूको, चुकुलहरू अनि बारहरू लगाए। तिनले राजाको बगैँचा छेउ शेलाहको तलाउ पर्खाल पनि दाऊद शहर देखि तलतिर गएको खुड्किलाहरू सम्म मर्मत गरे।

16 तिनको पछि नहेम्याह अज्जबूका छोरा, बेत-सूरको आधा जिल्लाका शासकहरूले दाऊदको चिहान देखि पारीको स्थान कृत्तिम तलाउ अनि योद्दाहरूको छाउनीसम्म मर्मत गरे।

17 तिनको पछि लेवीहरूले मर्मत गरे। बानीका छोरा रहमले अनि तिनको छेउमा हयाबियाह कोलाका आधा जिल्लाका शासकहरूले उसको जिल्लाको निम्ति मर्मत गरे।

18 तिनको पछि तिनीहरूका भाइहरूले मर्मत गरे। हेनादादका छोरा बिन्नुईले, कोलाका आधा जिल्लाका शासकले।

19 अनि तिनको छेउमा येशूअका छोरा एजेर मिस्पाका शासकहरूले शम्भार चढने ठाँउ पारी अर्को अंश देखि कोण हिस्कासम्म मर्मत गरे।

20 तिनको छेउमा जब्बेका छोरा बारकले कठिन परिश्रम गरे अनि प्रधान पूजाहारी एल्यासीबको मन्दिरको ढोकासम्म मर्मत गरे।

21 तिनको पछि हक्कोसका छोरा उरियाहका छोरा मेरोमतले एल्यासीबको मन्दिरको ढोका देखि एल्यासीबको मन्दिरको अखदिरिसम्म मर्मत गरे।

22 तिनको पछि वरिपरिका क्षेत्रका बसे पूजाहारीहरूले मर्मत गरे।

23 तिनीहरू पछि बिन्यामीन अनि हशबले मन्दिर देखि पारी मर्मत गरे। तिनीहरू पछि हननियाहका छोरा, मासेयाहका छोरा अजय्याहले आफ्नो मन्दिरको छेउमा मर्मत गरे।

24 तिनको छेउमा हेनादानका छोरा बिन्नुईले अजय्याहको मन्दिर देखि दिस्कना अनि कुनासम्म अर्को अंश मर्मत गरे।

25 तिनको छेउमा उज्जैका छोरा पालालले बाङ्गीएको एउटा ठाउँ देखि लिएर राजाको घर देखि निस्कीएको बुर्जा जोडीएको ठाउँसम्म निर्माण गरे यो रक्षकहरूको माथिल्लो बुर्जा थियो। त्यसको छेउमा परोशका छोरा पदायले मर्मत गरे।

* 2:20: सनातनी दाबी यसले समुदायको पञ्जामा भागलिने अधिकार जनाउन सकेत गर्न सक्छ।

* 3:1: भेडा ढोका यस्शलेम प्रवेश द्वारको एक ढोकाको नाउँ।

† 3:8: सुनार त्यो व्यक्ति जसले सुनका चीजहरू बनाउँछन्।

- 26 अनि मन्दिरका सेवकहरू जो ओपेलमाथि बस्थे तिनीहरूले पूर्वपट्टिको पानीद्वारा अनि बाहिर निस्केको बुर्जासम्म मर्मत गरे।
 27 उनी पछि तैकीका मानिसहरूले बाहिर निस्केको ठूलो बुर्जादेखि लिएर ओपेलको पर्खालसम्म मर्मत गरे।
 28 पुजाहारीहरूले अख-मल-ढोका माथि प्रत्येकले आफ्नो घरको सामुने मर्मत गरे।
 29 तिनीहरूको छेउमा हम्मेरका छोरा सादोकले आफ्नो घरको सामुने मर्मत गरे। तिनीहरूको पछि शकन्याहको छोरा शमायाहले मर्मत गरे जसले पूर्व द्वारको रक्षा गर्थे तिनले मर्मत गरे।
 30 तिनीको पछि शेलेम्याहका छोरा हनन्याह र सालाबका जन्तरे छोरा हानन्याहले अर्को अंश मर्मत गरे।
 तिनको पछि बैरकियाका छोरा मश्ललमले उसको घरको सामुने मर्मत गरे।
 31 तिनको पछि मल्किया, सुनारले मन्दिरको सेवकहरू अनि व्यपारीका घरहरूसम्म माथिल्लो कोठाको कुनासम्म मर्मत गरे।
 32 अनि कुनाको माथिल्लो कोठा र भेंडा-ढोकाको माझ सुनार र व्यापारीहरूले मर्मत गरे।

4

सम्बल्लात अनि तोबियाह

- 1 हामीहरूले पर्खाल निर्माण गरिरहेका जब सम्बलतले सुने, अनि तिनी अत्यन्तै क्रोधित भए। तिनी यह्दीहरू प्रति हाँसे।
 2 अनि तिनका बन्धुहरू अनि सामारियाका सेनाहरू समक्ष तिनले भने, “ती कमजोर यह्दीहरू के गरिरहेछन्? के तिनीहरूले त्यो पर्खालको पूर्णनिर्माण गर्न सक्छन्? के तिनीहरूले बलिदान गर्नेछन्? के तिनीहरूले एकदिनमा शेष गर्नेछन्? के तिनीहरूले रङ्गीको राशका ढुङ्गाहरूलाई जलिसकेको भएता पनि जिउँदो तुल्याउन सक्छन्?”
 3 अम्मोनी तोबियाह उनको छेउमा थिए, अनि भने, “तिमीहरू के बनाउँदैछौ, त्यसमाथि एउटा फ्याउरो पनि चढ्यो भने तिमीहरूले बनाएको ढुङ्गाको पर्खाल टुक्रा-टुक्रा भई भत्कनेछ।”
 4 मैले भने, “हाम्रा परमेश्वर! हामीलाई सुन्नु हुन्छ किनभने हामी त्चुष्ट भएका छौं। तिनीहरूको गिल्लाले तिनीहरू आफैले कष्ट भोग्नु। तिनीहरूलाई बन्दी बनाउनु अनि लुटाउन सुम्पिदिनुहोस्।
 5 तिनीहरूको दोष नढाकि दिनुहोस् अनि तिनीहरूको पाप तपाईंको दृष्टिदेखि मेटिन नदिनुहोस्। किनभने तिनीहरूले निर्माण कर्ताहरूलाई अपमान गरेका छन्।”
 6 यसरी हामीले पर्खाल निर्माण गर्यौं र आधा उचाईसम्म सम्पूर्ण पर्खाललाई जोडिदियौं। मानिसहरू काम गर्न उत्सुक थिए।
 7 जब सम्बलत, तोबियाह, अरबीहरू अम्मोनीहरू अनि अशदोदीका मानिसहरूले यरूशलेमका पर्खालहरूको मर्मत कार्य अधि बढिरहेछ अनि भक्तिरहेका अशहल्लाई मर्मत गरिरहेका छन्, भनी सुने तिनीहरू अत्यन्त क्रोधित भए।
 8 यसकारण तिनीहरू सबै साथै आएर यरूशलेमको विरुद्ध लडने अनि यसलाई खलबल गर्ने योजना बनाए।
 9 तर हामिले हाम्रो परमेश्वर सित प्रार्थना गर्यौं अनि हामीले तिनीहरूका कारणले पर्खालको रक्षका निम्ती दिन-रात रक्षकहरू नियुक्त गर्यौं।
 10 तर यह्दाका मानिसहरूले भने, “कमीहरू थकित हुँदैछन्। त्यहाँ अत्यन्त धेरै माला कुचिलाहरू छन्। हामी आफैले मात्र पर्खालको पुनःनिर्माण गर्न कहिले पनि सक्ने छैनौं।
 11 अनि हाम्रा शत्रुहरूले भने, ‘तिनीहरूले यह्दीहरू हामीहरू तिनीहरूको माझ आएर तिनीहरूलाई मारेर काम नरोकेसम्म केही पनि जान्ने अनि देख्ने छैनन्।’ ”
 12 जब यह्दी जो हाम्रो शत्रुहरूको बीचमा बस्थे आए तिनीहरूले दोहोर्थाई-दोहोर्थाई भने, “हाम्रो शत्रुहरूले हामीहरूलाई चौरैतिरबाट आक्रमण गर्नेछन्।”
 13 तब मैले मानिसहरूलाई पर्खालको पछि सब भन्दा तल्लो खुल्ला ठाउँमा राखेर र तल्लो खुल्ला भूमिहरूमा पठाए। मैले मानिसहरूलाई तिनीहरूको परिवार अनुसार तरवार, भाला अनि धनुहरूसित तैनाथ गराए।
 14 सबै कुरा हेरेर पछि मैले तुरुन्तै मुख्य अधिकारीहरू र अन्य मानिसहरूलाई भने, “तिनीहरूसित भयभीत न होऊ। हाम्रा मालिक महान अनि शक्तिशाली एकलाई समु आफ्ना भाईहरू आफ्ना छोरा-छोरीहरू अनि, आफ्ना पत्नीहरू र घरका निम्ती लडाईं गर।”
 15 जब हाम्रा शत्रुहरूले तिनीहरूका सबै योजनाहरू हामीलाई थाहा भएको छ भनी सुने, अनि परमेश्वरले तिनीहरूको योजना ध्वंस पारीदिनु भयो। हामीसबै आ-आफ्ना काम गर्न पर्खाल तिर आयौं।
 16 त्यस दिन देखि मेरा आधा सेवकहरू पर्खालको काममा जुटे अनि आधाले ढाल, भाला, धनु अनि देह-कवच धारण गरे। अनि अगुवाहरू यह्दाका समस्त मानिसहरूको पछि उभिए।
 17 भारी बोक्नेहरूले एकहातले भार थामी अर्कोहातले हतियार समाती काम गरे।
 18 प्रत्येक निर्माणकर्ताहरूले निर्माण गर्दै गर्दा आफ्नो तरवार एक छेउमा बाँधेका थिए। अनि जसले तुरही फुकथ्यो मेरो छेउमा थियो।
 19 मैले मुख्य मानिसहरू, अधिकारीहरू अनि अन्य मानिसहरूलाई भने, “काम अत्यन्त ठूलो भएकोछ अनि हामी पर्खालमा एक अर्कादेखि फराकिलो रूपमा छुट्टिएका छौं।
 20 जब तिमीहरूले तुरहीको आवाज सुन्छौ हामीसँग त्यहाँ भेला होऊ। हाम्रा परमेश्वर हाम्रो निम्ति लडिदिनु हुनेछ।”
 21 यसरी बिहानको पहिलो किरण फैलिए देखि राती तारा निस्केसम्म आधा मानिसहरूले भाला समातेर हामीले लगातार काम गरि रह्यौ।
 22 त्यस समयमा मैले मानिसलाई यो पनि भने, “हेरक मानिसहरू अनि उनीहरूको सेबकहरूले यरूशलेम माने रात बिताओस् जसमा कि तिनीहरू हाम्रा निम्ती रातका रक्षक अनि दिनका कर्मी हुन सक्छन्।”
 23 यसरी न त मैले, न मेरा साथी सङ्गीहरूले न मेरा सेवकहरूले न त मेरो अनुसरण गर्ने रक्षक मानिसहरूले कहिले हाम्रा बन्धुहरू खोल्थौं। हरेकले आफ्ना दाहिनेहातमा आफ्ना हतियार राखे।

5

नहेम्याहले गरीबहरूलाई सहायता गरे

- 1 अहिले साधारण मानिस अनि तिनीहरूका पत्नीहरूले आफ्ना सहदर यह्दीहरूको विरुद्धमा विरोध जनाउन थाले।
 2 कोही भन्दै थिए, “हामी आफ्ना छोरा अनि छोरीहरूसित धेरै छौ। यसर्थ हामीलाई केही अन्न दिनु होस् जसद्वारा हामी खाएर जीवित रहन सकौं।”

3 अरुहः भन्दै थिए, “हामी हाम्रा खेतहगए, दाखबारीहः अनि हाम्रा घरहः बन्दक* राख्छौ जसमा कि अनिकालको समयमा हामीले अन्न पाउन सकौं।”

4 अझ अरुहः भन्दै थिए, “हामीले हाम्रा खेतहः अनि दाख बारीहःमाथि, राजाको तिरो तिर्नका निम्ति ऋणलिनु परेकोछ।

5 अनि अहिले जस्तो हाम्रो देशका मानिसहःमा रगत मासु छ। हाम्रो पनि त्यस्तै हो। हाम्रा छोराहः तिनीहःका जस्तै छन अनि हेर हामी हाम्रा छोरा-छोरीहःलाई कमारा-कमारी दिन वाध्य भएका छौं अनि हाम्रा छोरीहःलाई कमारी बनाई काफिएको छ। हामी तिनीहःको मुक्तिको लागि केही गर्न सक्तैनौं किण हाम्रो खेती र अङ्गुर बगान अहिले अर्काको भएकोछ।”

6 जब मैले तिनीहःको उज्वर अनि यी वचनहः सुनें म अत्यन्त क्रोधित भएँ

7 मैले त्यस विषयमा सोचें मैले मुख्य मानिसहः अनि अधिकारीहःलाई दोष दिएँ र तिनीहःलाई भने, “तिमीहःले तिमीहःका आफ्नै मानिसहःबाट ब्याज एकत्रित गरिरहेका छौं।” तब मैले तिनीहःसित एउटा दुलो जमघट परिमाण गर्न बोलाए।

8 मैले तिनीहःलाई भने, “हामीले सकेसम्म हाम्रा यहदी दान्य-भाइहः जो अन्य जातिहःकहाँ दास झैं बेचिएका थिए फर्काएर ल्याका छौं। तर अहिले तिमीहःले तिमीहःका दान्य-भाइहःलाई दासहः जस्तै बेचिएका छौं। फेरि स्वतन्त्र बनाउन तिनीहःलाई हामीले किन्नु पर्छ।”

तिनीहःले जावाफ दिन एउटा शब्द पनि पाएन।

9 तब मैले भने, “तिमीहःले जे गरिरहेछौ। त्यो राम्रो छैन। तिनीहः हाम्रा शत्रु राष्ट्रहःको नजरबाट बाँचनका निम्ति हाम्रा परमेश्वरप्रति सम्मानपूर्वक बाँच्नु पर्छ।

10 म मेरो दान्य-भाइहः अनि मेरो सेवकहःले तिनीहःलाई पैसा बाँकी दियौं। हामीले ऋणको ब्याज लिन छाड्यौं।

11 तिनीहःका खेत र दाखबारी, तिनीहःका भद्राक्षबारी अनि तिनीहःका घरहः आजसँ तिनीहःलाई फिर्ता गर। अनि धनको मासिक ब्याज, अन्न, दाखरस अनि तेल जो तिमीहःले तिनीहःबाट लियो फर्काइदेऊ।”

12 तब तिनीहःले भने, “हामी सबै कुरा फिर्ता दिने छौं। अनि हामी तिनीहःबाट केही मान्ने छैनौं। हामी तपाईंले भन्नु भएजस्तै गर्ने छौं।”

यसकारण मैले पूजाहारीहःलाई बोलाएँ, अनि तिनीहःले अहिले भने अनुसार गर्नु पर्छ, भनी मैले तिनीहःलाई शपथ दिलाए।

13 मैले मेरो पूजाश्रीको छेउ टक्टकाएँ र भने, “परमेश्वरले यसरीनै, यो शपथपालन नगर्नेहः हेरकलाई घर अनि सम्पत्तिबाट टक्टकाएर निकाली दिऊन। यसरी व्यक्तिलाई टक्टक्याइयोस र रिठो तुल्याइयोस।”

त्यस पछि सम्पूर्ण समूहले भने, “आमीन!” अनि तिनीहःले परमप्रभुको स्तुति गरे।

14 अनि मानिसहःले शपथलिए जस्तै गरे। अझ यहदा देशको प्रशासक नियुक्त भएको दिन देखि राजा अर्ट-जारसेजको शासनकालको बिशौ वर्ष देखि बत्तीशौ वर्ष, (साह वर्ष) सम्म मैले अनि मेरा नजिकका आफन्तहःले प्रशासकको भोजन भोग गरेनौं।

15 पहिलेका राज्यपाल जो मेरो अधि थिए, मानिसहः माथि गह्रौं बोझ लदाएको थिए। अनि आधा किलोग्राम चाँदीसित तिनीहःबाट खाद्य अनि दाखरस पनि लिएका थिए। तिनीहःका सेवकहः अधिका मानिसहः माथि कठोर शासन गरेका थिए। तर मैले यस्ता कुराहः गरिन किन भने म परमेश्वरसित डराउँथे।

16 त्यसको सट्टा म स्वयंले पर्खाल निर्माण गर्न लगाएँ अनि हामीहःले कुनै भूमि प्राप्त गरेनौं। मेरा समस्त मानिस र सेवकहः काम गर्नका निम्ति त्यहाँ भेला भएका थिए।

17 मेरो टेबलमा हाम्रा वरिपरिका राष्ट्रहःबाट आएका मानिसहः सहित एक सय पचासजना यहदी अधिकारीहः थिए।

18 प्रत्येक दिन एउटा गोः छःवाट चुनिएका भेंडाहः अनि केही पंक्षिहः मेरो खर्चमा तयार गरिन्थ्यो। अनि प्रत्येक दश दिनमा धेरै मात्रमा सबै किसिमका दाखरसको प्रबन्ध गरिन्थ्यो, तर यी सबै भएता पनि मैले प्रशासकको खाद्य खोजिन किनकि यी मानिसहःमाथी कामको भार थियो।

19 हे मेरा परमेश्वर मेरो भलाईको निम्ति यी मानिसहःका निम्ति मैले गरेका सबै याद गरी दिनुहोस्।

6

धेरै कष्टहः

1 जब यी कुरा सम्बलत, तोबियाह, अरबी गेशेम अनि हाम्रा अन्य शत्रुहःलाई भनियो कि मैले पर्खाल पुनःनिर्माण गरे। अनि त्यहाँ कुनै खाली छाडिएन यद्यपि त्यससमय मैले ढोका फाटकहःमा ढोकाहः लगाएको थिएन।

2 सम्बलत अनि गेशेमले यो खबर म कहाँ पठायो, “आऊ अनि हामी किपहीराम ओनो भेट गरौं।” तर तिनीहःले मलाई हानि गर्ने योजना गरिरहेका थिए।

3 यसकारण मैले तिनीहःकहाँ सन्देशवाहकहः पठाएँ जसले भने, “मैले एउटा मुख्य काम गरिरहेछु। यसर्थ म तिमीहःकहाँ आउन सक्तिन। काम रोकेर म किन तिमीहःकहाँ आउँनु?”

4 तिनीहःले त्यही सन्देश मलाई चारपल्ट पठाए, अनि मैले तिनीहःलाई त्यही प्रकारले उत्तर दिएँ।

5 तब सम्बलतले त्यही प्रकारले उनको सेवकलाई म भएकहाँ पाँचौ पल्ट यस्तै प्रकारले उसको हातमा एउटा खुल्ला पत्र पठाए।

6 त्यसमा यो लेखिएको थियो,

“राष्ट्रहःमाझ यो भनिएकोछ अनि गेशेमले पनि त्यो सत्य हो भन्छ कि तिमीले अनि यहदीहःले विद्रोह गर्ने योजना गरिरहेछौ, यसैकारणले गर्दा तिमीले पर्खाल निर्माण गरिरहेछौ। अनि यी भनाई अनुसार तिमी नयाँ राजा हुन लागेकाछौ।

7 तिमीले अगमवक्ताहः नियुक्त गरेका छौ, यःशलेममा तिमी सम्बन्धमा घोषणा गर्नका निम्ति: ‘यहदामा एक राजा छन्।’

“अब यी शब्दहः राजालाई भनिनेछ, यसर्थ अब हामीसित आऊ। भेटगरौं।”

8 मैले यो सन्देश तिनीलाई पठाएँ, “तिमीले भनेका यस्ताकुरा कहिले भएको छैन। किनभने तिमीले आफ्नो हृदयमा यी कुराहः उत्पन्न गरिरहेछौं।”

9 किनभने तिनीहः आफ्ना काम गरिरहन हतोत्साहित हुनेछन, “अनि काम समाप्त हुने छैन। भन्ने सोचेर तिनीहःले हामीलाई भयभीत तुल्याउने कोशिश गर्दैछौं।”

तर अब “हे परमेश्वर मलाई सुदृढ तुल्याउनुहोस्।”

10 एकदिन म शमायाह दलायाहका छोरा मेहेतबेलका नातिको घरमा गएँ। अनि तिनी आफ्ना घर छाड्न समर्थन थिएन। तिनले भने, “हामी परमेश्वरको मन्दिर भित्र भेट गरौं हामी मन्दिरको ढोकाहः बन्द गरौं, किनभने तिनीहः तिमीलाई मार्न राती आउँदैछन।”

* 5:3: बन्दक पैसा ऋण काढ्ने एक तरिका आफ्नो ऋण तिर्नलाई बस्तुहः जमीन वा घरहःको उपयोगद्वारा प्रतिज्ञा गर्छन यदि ऋण तिन तिनीहः असमर्थ भए तिनीहःको सम्पत्ति ऋण दिनेले लिन सक्छ।

11 तर मैले भने, “के म जस्तो मानिस भग्न? तिमीलाई त्यो थाहा छ म जस्तो एउटा साधारण मानिस मृत्युमा नलगिए सम्म मन्दिर भित्र जान सक्दैन। म जाने छैन।”

12 मैले बुझें कि परमेश्वरले तिनलाई यहाँ पठाउनु भएको होइन तर तिनले यो अगमवाणी मेरो विरुद्ध भनेका हुन् किन भने सम्बलत अनि तोबियाहले उसलाई घुस दिएका रहेछन्।

13 उसलाई यसकारण घुस थिइरहेकोछ कि म भयभीत होस् अनि उसले दिएको सुझाव अनुसार काम गरिोस् र पाप गरिोस्। तब मलाई अपमान गर्नका निम्ति तिनीहरूसित मेरो नराप्ति नाउ हुनेछ।

14 हे परमेश्वर तिनीहरूले जे गरे, त्यसका निम्ती सम्बलत, तोबियाहलाई अनि नोअदियाह अगमवक्ता अनि अन्य अगमवक्ताहरू जसले मलाई भयभीत तुल्याउने कोशिश गरिरहेका थिए तिनीहरूलाई दण्ड दिनुहोस्।

पर्खाल बनाई सकियो

15 यसरी एलूल महिनाको 25औं दिनमा निर्माण पूरा भयो। सो बनाउन 52 दिन लाग्यो।

16 जब हाम्रा सबै शत्रुहरूले सुने अनि हाम्रा वरिपरिका सबै राष्ट्रहरूले देखे तिनीहरूले आफ्ना आत्मा विस्वास गुमाए। यो कार्य हाम्रा परमेश्वरले गर्नु भएको हो भनी तिनीहरूले बुझें।

17 ती दिनहरूमा यहूदाका मुख्य मानिसहरूले तोबियाहलाई धेरै पत्रहरू पठाइरहेका थिए, अनि तोबियाहका पत्रहरू तिनीहरूकहाँ आइरहेका थिए।

18 किनकि यहूदाका धेरैजनाले तिनीप्रति स्वाभिभक्त हुने प्रतिज्ञा गरेका थिए। किन भने तिनी आरहका छोरा शकन्याहका जुवाउँ थिए, अनि तिनका छोरा यहोहानानले, बेरेक्याहका छोरा मशुल्लमकी छोरीलाई विवाह गरेका थिए।

19 तिनीहरूले उसको असल कार्यको प्रतिवेदन पनि तिनी समक्ष दिइरहेका थिए। अनि तिनीहरूले भनिरहेका थिए, मैले के गरिरहेको थिएँ। तोबियाहले मलाई भयभीत तुल्याउन पत्रहरू पठाए।

7

1 जब पर्खालको पुनःनिर्माण भयो, अनि मैले ठीक ठाउँमा ढोकाहरू लगाएँ, द्वारपाल, गवैया अनि लेवीहरूलाई पूजाहरी नियुक्त गरे।

2 तब मैले मेरो भाइ हनानीलाई किल्लाको सेना नायक हनन्याह सहित यरूशलेमको जिम्मा दिएँ किनभने हनानी एक इमान्दार थिए अनि तिनले परमेश्वरलाई अन्य धेरै मानिसहरूले भन्दा अधिक सम्मान गर्थे।

3 मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुञ्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।”

फर्केर आएका कैदिहरूको सूची

4 यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःनिर्माणघरहरू प्रशस्त थिएनन्।

5 यसकारण परमेश्वरले मलाई मुख्य मानिसहरू, अधिकारीहरू अनि साधारण मानिसहरूलाई कुल अनुसार नाउं लेख्न भनि प्रेरणा दिनु भयो। मैले कैदबाट फर्की आउने कुलहरूको विवरण* पुस्तक पाँए। मैले त्यसमा यो लेखेको पाएँ।

6 यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन्, जसलाई बाबेलका राजा नबकदनेसरले कैद गरेर लगेका थिए। (तिनीहरू हेरक आ-आफ्ना शहर यरूशलेम अनि यहूदाका फर्के।)

7 तिनीहरू यरूबाबेल, येशूअ, नहेम्याह, अजर्थाह, राम्याह, नहमानी, मोदैकै, बिल्शान, मिसपेरैत, बिबै, नहम अनि बानाका साथ आए। इस्राएलका मानिसहरूको सूची:

8 परोशका कुलहरू 2,172

9 शपत्याहका कुलहरू 372

10 आरहका कुलहरू 652

11 पहात-मोआबका कुलहरू अर्थाथ येशूअ अनि योआबका कुलहरू 2,818

12 एलामका कुलहरू 1,254

13 जतूका कुलहरू 845

14 जककैका कुलहरू 760

15 बिन्नुईका कुलहरू 648

16 बैबैका कुलहरू 628

17 अज्गादका कुलहरू 2,322

18 अबोनीकामका कुलहरू 667

19 बिबैका कुलहरू 2,067

20 अदीनका कुलहरू 655

21 आतेरका अर्थात हिज्याहका कुलहरू 98

22 हशमका कुलहरू 328

23 बेसैका कुलहरू 324

24 हारीमका कुलहरू 112

25 गिबोनका कुलहरू 95

26 बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू 188

27 अनातौत शहरका मानिसहरू 128

28 अज्मावेत शहरका मानिसहरू 42

29 किर्यात्यारीम, कापीरा अनि बेरोत शहरहरूका मानिसहरू 743

30 रामा अनि नेबा शहरहरूका मानिसहरू 621

31 मिक्मास शहरका मानिसहरू 122

32 बेतेल अनि ऐ शहरहरूका मानिसहरू 123

33 अर्को नेबो शहरको मानिसहरू 52

* 7:5: कुलहरूको विवरण एजा 2 हेर्नुहोस्।

- 34 अर्को एलाम शहरको मानिसहरू 1,254
 35 हारीम शहरका मानिसहरू 320
 36 यरीहो शहरका मानिसहरू 345
 37 लोद, हादीद अनि ओनो शहरहरूका मानिसहरू 721
 38 सना शहरका मानिसहरू 3,930
- 39 पूजाहारीहरूः
 यदायाहका कुलहरू अर्थात 973
 40 इम्मेरका कुलहरू 1,052
 41 पशहरका कुलहरू 1,247
 42 अरीमका कुलहरू 1,017
- 43 लेवीहरूः
 येशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल 74
- 44 गवैयाहरूः
 आसापका कुलहरू 148
- 45 द्वारपालहरूः
 शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता अनि शबैका कुलहरू 138
- 46 मन्दिरका सेवकहरूः
 सीहा, हस्पा, तब्बाओत।
 47 केनोस, सीआ, पादोन।
 48 लबान, हगाबा, सल्मै।
 49 हानान, गिददेलका, गहर।
 50 रायाह, रसीन, नेकादा।
 51 गज्जाम, उज्जा, पसेह।
 52 बेसे, मुनीम, नापीश।
 53 बक्बुक, हकूपा, हर्हर।
 54 बस्लीत, महीदा हर्शा।
 55 बर्कोस, सीसरा, तेमह।
 56 नसीह, अनि हतीम। यिनीहरू सबै मन्दिरका सेवकहरू हुन।
- 57 सुलेमानका सेवकहरूका कुलहरूः सोतैद, सोपेरत, परीदा
 58 याला, दर्कोन, गिददेल।
 59 शपत्याह, हत्तिलका, पोकेरेत, हसेबायीम अनि आमोन।
 60 शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू 392
- 61 मानिसहरू यरुशलैममा तेल-मेलेह, तेल-हर्शा, हरूब, अदूदोन अनि इम्मेरबाट आएका थिए। तर आफ्ना कुलहरू इस्राएलका थिए भनी प्रमाण गर्न तिनीहरू सामर्थ भएनन्।
- 62 दलायह, तोबियाह अनि नकोदाका कुलहरू 642
- 63 पूजाहारीहरूमा होबायाह, हक्कोस अनि बंजिलैका सन्तानहरू थिए।
 मानिसहरू जसले गिलादबाटका बंजिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँद्वारा बोलायो।
- 64 तिनीहरूले आफ्नो कुलहरूका विवरण अधिकारिय सूचीमा खोजे तर पाएनन्, पूजाहारीहरूबाट तिनीहरू निम्ति अशुद्ध ठहरीए।
 65 प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ।
- 66-67 सबै समूहको एकत्रित संख्या 42,360 थियो। तिनीहरूका पुरुष अनि दासी-श्रीहरू बाहेक जसको संख्या 7,337 थियो। अनि तिनीहरूका 245 पुरुष अनि स्त्री गायकहरू पनि थिए।
 68-69 त्यहाँ 435 ऊँटहरू र 736 घोडाहरू थिए अनि 6,720 गधाहरू र 245 खच्चरहरू थिए।
- 70 केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19 पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए।
 71 केही कुलहरूका प्रमुखहरूले निर्माण कोषका कामको निम्ति प्रायः 375 पाउण्ड सुन प्रदान गरे। अनि प्रायः 1 1/3 टन चाँदी प्रदान गरे।
 72 अनि अन्य मानिसहरूले प्रायः 375 पाउण्ड सुन अनि प्रायः 1 1/4 टन चाँदी अनि पूजाहारीहरूका निम्ति 67 कपडाहरू दान गरे।
 73 जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।

8

एज्राले व्यवस्थाको किताब पढे

- 1 समस्त मानिसहरू पानी मूलद्रावर अघि चोकमा एकत्रित भए। तिनीहरूले शास्त्री एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउनु भने, जो परमप्रभुले इस्राएललाई दिनु भएको थियो।
- 2 यसर्थ पूजाहारी एज्राले व्यवस्थाको पुस्तक समूहको समक्ष ल्याए, जो पुरुष अनि स्त्री दुवै, हरेक जसले सुनेका कुरा बुझ्न सक्थे तिनीहरूद्वारा गठन भएको थियो। यो सातौं महीनाको पहिलो दिन थियो।
- 3 एज्राले व्यवस्थाको पुस्तकलाई पानी-मूलद्रोका अधिको चोकमा फर्केर विहान देखि मध्यदिनसम्म पुरुष, स्त्री अनि अन्य जसले बुझ्न सक्ने गरि पढियो। सबै मानिसहरूले ध्यानपूर्वक व्यवस्थाको पुस्तकको कुराहरू सुने।
- 4 शास्त्री एज्रा एक काठको मचानमा उभिए जो त्यसै अवसरको निम्ति बनाएको थियो। उसको दाहिने तिर मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह अनि मासेयाह उभिएका थिए। उसको देखेतिर पदायाह, मीशाएल, मल्कियाह, हशूम, हशवदा, जकर्याह अनि मश्ल्लाम उभिएको थिए।
- 5 एज्राले सबै मानिसहरूले देखे गरी पुस्तक खोले किनभने उनी तिनीहरू भन्दा माथि उभिएका थिए। यसरी उसले व्यवस्थाको पुस्तक खोले सबै मानिसहरू उभिए।
- 6 एज्राले परमप्रभु महान् परमेश्वरको स्तुति गरे। अनि सबै मानिसहरूले आफ्ना हात उठाउँदै उत्तरदिए, “आमीन! आमीन!” तब तिनीहरू सबै परमप्रभुको अघि भुझ्नुमा निहुरीए।
- 7 लेवीहरूको कुल समूहबाट येशूअ, बानी, शेरबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, केलीता, अजर्याह, योजाबाद, हानान, अनि पलायाह मानिसहरूलाई व्यवस्थाको शिक्षा दिए जब मानिसहरू चाहि आफ्ना स्थानमा उभिरहेका थिए।
- 8 तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक स्पष्ट सित पढे अनि के पढिएको थियो मानिसहरूलाई बुझ्न सहायता गर्थे।
- 9 नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए।
- 10 उसले तिनीहरूलाई भने, “जाऊ अनि मीठो भोजन खाऊ, र स्वादिष्ट दाखरस पिऊ अनि तिनीहरूलाई भाग पठाऊ जसले तयार गरेका छैनन्, किनभने यो दिन हाम्रा मालिकको निम्ति पवित्र छ। अनि उदास नहोऊ किनभने परमप्रभुमा आनन्द नै तिम्रो शक्तिहो।”
- 11 लेवीहरूले भने, “शान्त होऊ, किनभने यो पवित्र दिन हो। उदास नहोऊ।”
- 12 त्यस पछि सबै मानिसहरूले खान-पिन गरे र भोजनका भागहरू पठाइदिए अनि खूबै आनन्दसित उत्सव मनाउन गए। किनकि तिनीहरूले परमेश्वरका वचनहरू बुझे जो तिनीहरूलाई याद गराइदिएको थियो।
- 13 महीनाको दोस्रो दिनमा समस्त मानिसका प्रमुखहरू, पूजाहारी अनि लेवीहरू व्यवस्थाका वचनहरू अध्ययन गर्न शास्त्री एज्रा कहाँ भेला भए।
- 14-15 तिनीहरूले व्यवस्थामा यो लेखिएको पाए कि मोशा मार्फत परमप्रभुले आदेश दिनु भएको थियो, सातौं महीनाको चाडको समयमा इस्राएलका मानिसहरू छाप्रोमा-बास बसु पर्छ, अनि तिनीहरूले यी वचनहरू तिनीहरूका सबै शहरहरू अनि यरशलेममा घोषणा गरे अनि फैलाए, “पार्वत्य देशतिर जाऊ अनि भद्राक्ष जङ्गली भद्राक्ष, मेहेदी, खजुर अनि पातहरू भएका अन्य बुक्षहरूका हाँगाहरू ल्याऊ व्यावस्थामा लेखिए छैन आश्रय छाप्राहरू बनाउनु।”
- 16 यसर्थ मानिसहरू गए र हाँगाहरू लिएर आए, अनि तिनीहरू स्वयंका निम्ति छाप्रोहरू बनाए, हरेकले आफ्ना छतमा अनि परमेश्वरको मन्दिरको पानी-मूलद्रोका चोक एप्रेम मूल ढोकाको।
- 17 सम्पूर्ण समूहका मानिसहरू जो कैदबाट आएका थिए अस्थायी छाप्राहरू निर्माण गरे र त्यसमा बसे किनभने इस्राएलीहरूले नूनका छोरा यहोशूको समयदेखि त्यसदिनसम्म त्यसो गरेका थिएनन्। तिनीहरू धेरै खुशी थिए।
- 18 उत्सवको पहिलो दिनदेखि लिएर आखरी दिनसम्म एज्राले परमेश्वरको व्यवस्थाको पुस्तक बाट पढे। तिनीहरूले सातदिनसम्म उत्सव मनाए। अनि आठौं दिनमा व्यवस्थामा लेखिए छै समापन समारोह गरे।

9

इस्राएली मानिसहरूले आफ्ना पाप स्वीकार गरे

- 1 अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भागङ्गरा लगाए अनि तिनीहरूले आफै माथि धूलो हाले।
- 2 इस्राएली कुलहरूले स्वयंलाई समस्त विदेशीहरूबाट अलग गरे। तिनीहरू उभिए अनि आफ्ना पापहरू र आफ्ना पुर्खाहरूका भूल स्वीकार गरे।
- 3 तिनीहरू आफ्ना स्थानमा उभिए अनि एक चौथाइ दिनसम्म तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तक बाट पाठ गरे।
- 4 तब येहूअ बानी, कद्मीएल, शबन्याह, बुन्नी, शेरब्याह बानी, अनि कनानी सहित लेवीहरूको सिंढीमा उभिए अनि तिनीहरू ठूलो स्वरमा परमप्रभु तिनीहरूका परमेश्वर संग कराए।
- 5 तब लेवी येशूअ, कद्मीएल, बानी, शबन्याह, होदियाह, शेबानिया अनि पतहियाहले भने:

“उठ अनि परमप्रभु तिम्रा परमेश्वरको स्तुति गर।

किनभने उहाँ शरू देखि अन्त सम्म हुनुहुन्छ।

तपाईंको महिमित नाउँको स्तुति होस।

यद्यपि यो सम्पूर्ण आशीष अनि प्रशंसा भन्दा आश्चर्यजनक छ।

6 तपाईं परमेश्वर हुनुहुन्छ,

हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग

अनि त्यसमा तारा-मण्डल बनाउनु भयो।

तपाईंले पृथ्वी

अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू

अनि त्यसमा भएका

हरेक बस्तुहरू बनाउनु भयो।

तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो,

अनि स्वर्गका तारा-मण्डलले

तपाईंको आराधना गर्छन्।

- 7 तपाईं परमेश्वर परमेश्वर हुनुहुन्छ
जसले अब्रामलाई चुन्नु भयो,
अनि कल्दीहस्को ऊरबाट बाहिर ल्याउनु भयो,
अनि उसलाई अब्रहाम नाउँ दिनुभयो।
- 8 तपाईंले जान्नु भयो कि उनी तपाईंका भक्त थिए
यसर्थ तपाईंले ऊसित
कनानीहस्, हित्तीहस्, एमोरीहस्, पारिज्जीहस्, यबूसीहस् र गिर्गाशीहस्को भूमि
उसका सन्तानलाई दिन्छु भनि करार बाँध्नु भयो।
तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नु भयो
किनभने तपाईं धर्मी हुनुहुन्छ।
- 9 तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहस्को यातना देख्नु भयो,
अनि लाल समुद्रमा तपाईंले सहायताका निम्ति उनीहस्को पुकारा सुन्नु भयो।
- 10 तपाईंले चिन्हहरू र आश्चर्यमय कुराहरू
फिरऊन मिश्रदेशका राजा
अनि तिनका समस्त सेवकहरू अनि तिनका देशका समस्त मानिसहरूको विस्मय गर्नुभयो,
किनभने तिनीहस्ले हाम्रापुर्खा हस्लाई
अत्याचार गरेको तपाईंलाई थाहा थियो।
तपाईं अहिले सम्म रहनु भए झै प्रसिद्ध हुनुभयो।
- 11 तपाईंले तिनीहस् समक्ष समुद्रलाई विभाजन गरिदिनु भयो,
अनि तिनीहस् सुख्खा जमीन भएर हिंडी समुद्र पार भए।
- 12 तपाईंले तिनीहस्लाई दिउँसो बादलको खामो
अनि राती आगोको ज्वाला सहित
तिनीहस् हिंडनु पर्ने बाटो
उज्यालो पारी डोर्याउनु भयो।
- 13 तपाईं सीने पर्वतमाथि झर्नु भयो
अनि तिनीहस्लाई उचित न्याय
र साँचो शिक्षा तिनीहस्सित स्वर्गबाट बोल्नुभयो
अनि तपाईंले तिनीहस्लाई
असल आदेश र आज्ञाहरू दिनुभयो।
- 14 अनि तपाईंले तिनीहस्लाई तपाईंको पवित्र विश्रामको दिनको बारेमा भन्नुभयो,
अनि तपाईंले तिनीहस्लाई तपाईंका सेवक मोशाको मार्फत आज्ञा अनि एक व्यवस्था दिनुभयो।
- 15 तपाईंले तिनीहस् भोक्काएको बेला
तिनीहस्को निम्ति स्वर्गबाट रोटी दिनुभयो,
अनि तिनीहस् तिर्खाएको बेला
चट्टानबाट पानी दिनुभयो
तपाईंले तिनीहस्लाई
जाऊ अनि गएर तिनीहस्लाई
दिन्छु भनी वचन दिएको भूमि
अधिकारमा लेऊ भन्नुभयो।
- 16 तर ती हाम्रा पुर्खाहस् अट्टेरी थिए
अनि तपाईंका आदेश पालन गरेनन्।
- 17 तिनीहस्ले आज्ञा पालन गर्न अस्वीकार गरे,
अनि तपाईंले तिनीहस्माझ गर्नुभएको चमत्कार तिनीहस्ले सम्झेनन्।
तिनीहस् घमण्डी भए
अनि मिश्र देशमा दासत्वमा फर्किजानलाई एक अर्गुवा नियुक्त गरे।

“तपाईं क्षमाशील परमेश्वर हुनुहुन्छ,
दयालु अनि कृपालु
र धीरजी प्रेमपूर्ण हुनुहुन्छ।

यसकारण तपाईंले तिनीहस्लाई त्याग्नु भएन,

18 जब तिनीहस्ले स्वयंका निम्ति धातु निर्मित बाछा को मूर्ति बनाए। अनि तिनीहस्ले भने, ‘यो तिमीहस्को देवता हो
जसले तिमीहस्लाई मिश्रदेश बाहिर ल्याए जब तिनीहस्ले तपाईंको विस्मय डरलाग्दा कुराहरू गरे।’

19 तर तपाईंको महान

करुणाको कारणले गर्दा,

तपाईंले तिनीहस्लाई

मस्भूमिमा छोडनु भएन,

बादलको खामोले तिनीहस्लाई

दिनको यात्रामा अर्गुवाई गर्न रोकनु भएन

अनि आगोको मुस्तोले

राती तिनीहस् हिंडनु पर्ने बाटो

- उज्यालो तुल्याउन छोडनु भएन।
 20 तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो।
 तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोसु भएन,
 अनि तिनीहरूको तिर्खांमा तपाईंले तिनीहरूलाई पानी दिनुभयो।
 21 तपाईंले चालीस वर्षसम्म उज्जाड स्थानमा तिनीहरूको हेरचाह गर्नुभयो,
 त्यहाँ तिनीहरूलाई केही अभाव थिएन।
 तिनीहरूका वस्त्रहरू मक्किएनन्
 र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।
 22 तपाईंले तिनीहरूलाई राज्यहरू अनि मानिसहरू दिनुभयो।
 तपाईंले तिनीहरूलाई यी सीमा-भूमिको रूपमा प्रदान गर्नुभयो।
 तिनीहरूले हेशबोनका राजा सीहोनको देश
 अनि बाशानका राजा ओगको भूमि अधिकारमा लिए।
 23 तपाईंले तिनीहरूका सन्तानहरूलाई
 आकाशका ताराहरू जस्तै अनगिन्ती तुल्याई दिनुभयो।
 तपाईंले तिनीहरूलाई त्यो भूमिमा ल्याउनु भयो
 जुन भूमिमा तिनीहरूका पुर्खाहरूलाई
 प्रवेश गर्ने, अधिकारदिनु भएको थियो।
 24 केटा-केटीहरू प्रवेश गरे
 र त्यो भूमि अधिकारमा लिए।
 अनि तपाईंले तिनीहरू समक्ष
 त्यस भूमिका कनानीहरूलाई
 परास्त गर्नुभयो।
 25 तपाईंले तिनीहरूका राजाहरू अनि भूमिका मानिसहरू सहित ती तिनीहरूको नियन्त्रण अधिकारमा दिनुभयो,
 तिनीहरूको खुशी अनुसार 'जे गरे पनि गर्नु' भनी।
 तिनीहरूले किल्ला बन्दी गरेका शहरहरू अनि मलिलो भूमि अधिकारमा लिए।
 तिनीहरूले हेरेक असल वस्तुले भरिपूर्ण घरहरू, खनि सकेका कुवा, दाख वारी
 अनि भद्राक्षका वृक्षहरू र अनेक फलका वृक्षहरू लिए।
 यसरी तिनीहरूले पेट भरूज्जेल खाए र मोटाभए
 तिनीहरूले तपाईंको महान भला पनको आनन्द लिए।
 26 तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरुद्ध विद्रोह गरे
 अनि तपाईंको व्यवस्था आफ्ना पिठ तिर फर्काए,
 तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे
 जसले तिनीहरूलाई तपाईं कहाँ फर्काई ल्याउका निम्ति
 तिनीहरूलाई चेतावनी दिएका थिए।
 तिनीहरूले तपाईंको विरुद्धमा डरलाग्दा कामहरू गरे।
 27 यसर्थ तिनीहरूलाई तपाईंले
 उनीहरूको शत्रुहरूलाई सुम्पि दिनुभयो।
 अनि शत्रुहरूले तिनीहरूलाई नराम्रो प्रकारले सताए,
 तिनीहरूको आफ्तको समयमा तपाईंको सहायताका निम्ति पुकारा गरे
 अनि तपाईंले स्वर्गबाट तिनीहरूको रोदन सुन्नुभयो।
 तपाईंको महान कृपाको कारण
 तिनीहरूको लागि उद्धारकर्ताहरू प्रदान गर्नुभयो।
 28 जसले तिनीहरूलाई तिनीहरूका शत्रुको शक्तिबाट बचाए।
 तर तिनीहरूले आफ्नो शत्रुहरूबाट छुटकारा पाउन साथ
 फेरि त्यही गरे जसलाई तपाईंले नराम्रो ठान्नु भएको थियो।
 यसकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा छाडिदिनुभयो।
 जसमा कि तिनीहरूमाथि शत्रुहरूले शासन गर्नु भनी, तर फेरि तिनीहरूले तपाईं प्रति रोदन गरे।
 तपाईंले फेरि तिनीहरूका कुरा स्वर्गबाट सुनिदिनु भयो
 अनि तपाईंको महा कृपाद्वारा धेरैपल्ट तिनीहरूको उद्धार गरि दिनुभयो।
 29 तपाईंको व्यवस्था तर्फ तिनीहरूलाई
 फर्काउनका निम्ति
 तपाईंले चेतावनी दिनुभयो।
 तर तिनीहरू अटेरी भए
 र तपाईंका आदेशको पालन गरेनन्।
 तिनीहरूले तपाईंको व्यवस्थाको विरुद्ध पाप गरे।
 जुन व्यावस्थाले ती पालन गर्ने व्यक्तिहरूका निम्ति
 जीवन ल्याउँदछ।
 तिनीहरू ढीठ, अनिच्छुक
 अनि अनाज्ञाकारी बने।
 30 "तपाईं धेरै वर्षसम्म तिनीहरू प्रति धीरजीरहनु भयो,
 अनि तपाईंले तिनीहरूलाई तपाईंका अगमवक्ताहरू द्वारा

तपाईंको आत्माले चेतावनी दिनुभयो।

तर तिनीहरूले सुनेनन्

यसर्थ तपाईंले तिनीहरूलाई

विदेशी राष्ट्रहरूलाई सुम्पिदिनुभयो।

31 “तर, तपाईंको महा-कपाले गर्दा

तिनीहरूलाई तपाईंले पूर्णरूपले ध्वंश गर्नुभएन,

अनि तपाईंले तिनीहरूलाई त्यागनुभएन,

किनकि तपाईं अनुग्रहमय र दयालु परमेश्वर हुनुहुन्छ।

32 अब, हे परमेश्वर, महान परमेश्वर,

शक्तिशाली अनि भय योग्य परमेश्वर,

जसले उहाँका करार प्रेममय विश्वास सँग पालन गर्नुहुन्छ,

हाम्रो कष्टहरूलाई साधारण नसम्झन्

त्यो कठिनाई हामीमाथि आएको थियो,

हाम्रा राजाहरूले,

हाम्रा पूजाहारीहरूले,

हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले

तपाईंका सम्पूर्ण मानिसहरूले

अशशरका राजाहरूको समय देखि लिएर

आज सम्म सहे।

33 हामी माथि घटेका

समस्त घटना प्रति

तपाईंले न्याय हुनु भएकोछ

यद्यपि हामीले दुष्ट कार्यहरू गर्यौं।

34 हाम्रा राजाहरू, हाम्रा अगुवाहरू, हाम्रा पूजाहारीहरू

अनि हाम्रा पुर्खाहरूले तपाईंको व्यवस्थाको पालन गरेनन्।

अनि तिनीहरूले तपाईंका आदेश र तपाईंले दिनु भएको चेतावनी प्रति ध्यान दिएनन्।

35 तिनीहरू आफ्नै देशमा हुँदा पनि,

तपाईंले दिनुभएको महान समृद्धिमा आनन्द भोग गरिरहँदा पनि,

तपाईंले तिनीहरूलाई दिनुभएको पूरा मलिलो भूमिमा हुँदा पनि

तपाईंको सेवा गरेनन्,

अनि आफ्ना कुकर्मबाट फर्केनन्।

36 हेर्नुहोस, हामी आज दास छौं हो,

हामी त्यस भूमिमा दासछौं

जो तपाईंले हाम्रा पुर्खाहरूलाई

त्यसका फलहरू अनि असल कुराहरू

खान भनी प्रदान गर्नु भएको थियो।

37 भूमिको प्रशस्त फसलहरू राजाहरूका अधिनमा छ

जसको अधिनमा हामीलाई हाम्रो पापको कारणले राखिदिनु भयो।

तिनीहरूले हाम्रो शरीरहरू

अनि हाम्रा पशुहरू माथि तिनीहरूको इच्छा अनुसार शासन गरे,

अनि हामीहरू ढूलो कष्टमा पारिरहेका छौं।

38 यी सबै हुँदाहुँदै पनि

हामी लिखित रूपमा बाचा बाँध्छौं।”

10

1 अनि मोहर लागेको कागज पत्रमा सही छापलगाउने हाम्रा अगुवाहरू, यी थिए:

लेवीहरू र हाम्रा पूजाहारी हकल्याहका छोरा राज्यपाल नहेम्याह सिदूकियाह,

2 सारयाह, अजर्याह, थिर्मयाह,

3 पशहर, अमयाह, मल्कियाह,

4 हनुश, शबन्याह, भल्ह,

5 हारीम, मरेमोत, ओबदियाह।

6 दानियल, गिन्नतोन, बास्क,

7 मशुल्लाम, अजर्याह मियामीन,

8 माज्याह, बिलैगै अनि शमायाहका नाउँछन्। यी पूजाहारीहरू थिए जसको नाउँ मोहर लगाएको कागज पत्रमा छ।

9 यी लेवीहरू थिए, जसले यसमा हस्ताक्षर गरे:

अजन्याहका छोरा येशअ, हेनाददको छोरा-छोरीहरू बिन्नुह, कदमीएल,

10 अनि तिनीहरूका सर्गी लेवीहरू: शबन्याह, होदियाह, कलीता, पलायाह, हानान,

- 11 मीका, रहोब, हशब्याह,
- 12 जवक्कर, शेरेब्याह, शबन्याह,
- 13 होदियाह, बानी अनि बनीन्।

14 यी मानिसहरूका अगुवाहरू हुन जसले सन्धी हस्ताक्षर गरे:

- परोश, पहत-मोआब, एलाम, जत्तु, बानी,
 15 बन्नी, अज्गाद, बवै,
 16 अदोनियाह, बिन्बै, आदीन,
 17 आतेर, हिज्जियाह, अज्जूर,
 18 होदियाह, हाशूम, बेसै,
 19 हारीत, अनातोत, नोबे,
 20 मग्पीआश, मशुल्लाम, हेजीर,
 21 मशेजबेल, सादोक, यट्टु,
 22 पलत्याह, हानान, अनायाह,
 23 होशे, हनन्याह, हश्शब,
 24 हल्लोहेश, पिल्हा, शेबेक,
 25 रह्म, हशब्ना, मासेयाह,
 26 अहियाह, हानान, आनान।
 27 मल्लूक, हारीम, अनि बाना।

28-29 बाँकीरहेका मानिसहरू, पूजाहारीहरू लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू, परमेश्वरको व्यवस्था पालन गर्नको निम्ति वरिपरि भूमिका मानिसहरू बाट स्वयंलाई पृथक गरेका मानिसहरू, तिनीहरूका पत्नी र छोरा छोरीहरू, बुझ्न सक्ने सबै जना तिनीहरूका आफन्त, तिनीहरूका अगुवाहरू सँग भित्ति बाँचनको लागि सराप अनि शपथ लिए, परमप्रभुले उहाँका दास मोशालाई दिएको वचन पालन गर्दै परमप्रभु हाम्रा मालिकका सबै आदेशहरू अनि उहाँका न्याय र नियमहरू सावधानी पूर्वक पालन गर्ने सराप अनि शपथ लिए।

30 “हामी वचन दिन्छौं कि यो मूमिमा हाम्रा छोरीहरूलाई पत्नीको रूपमा अन्य मानिसहरूलाई दिने छैनौं। अनि हामी तिनीहरूका छोरीहरूलाई हाम्रा छोराहरूका पत्नीको रूपमा लिने छैनौं।

31 “यदि यस भूमिका मानिसहरूले बेच्ने कुराहरू वा कुनै अन्न बेचनका निम्ति विश्रामको दिनमा ल्याए हामी तिनीहरूबाट विश्रामको दिनमा अथवा अन्यकुनै पवित्र छुट्टिका दिनमा किन्ने छैनौं। हामी सातौं वर्षको बालीहरू त्याग गर्नेछौं। अनि ऋणका निम्ति बन्दककी राखेको कुनै पनि वस्तु फिर्ता दिने छौं।

32 “हाम्रा परमेश्वरको मन्दिरको सेवाका निम्ति वर्षमा एक तिहाई शेकेल चाँदी प्रदान गर्ने अनुबन्धन गर्दछौं।

33 त्यो पैसा रोटीको पंक्तिहरू किन्नको निम्ति खर्च हुनेछ। र अन्नबलि प्रत्येक दिन होमबलिहरू, विश्राम-दिन, औसी, ठहराइएका चाडहरू, पवित्र चीजहरू, इस्राएललाई शुद्ध गर्ने पाप बलिहरू अनि सबै अरु कुराहरू परमेश्वरको मन्दिरका निम्ति आवश्यक पर्छ।

34 “हामी पूजाहारीहरू लेवीहरू अनि मानिसहरूले व्यवस्थामा लेखिए अनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदिमा जलाउनका निम्ति प्रत्येक वर्ष तोकिएको समयमा कुलहरूले परमेश्वरको मन्दिरमा ल्याउनु पर्ने काठ अर्पण को सम्बन्धमा चिट्ठा लगाए।

35 “हामीहरूले पनि प्रत्येक वर्षको पहिलो फसलको अन्नहरू अनि प्रत्येक वृक्षका पहिलो गरेका छौं।

36 “व्यवस्थामा लेखे झैं हामी पनि हाम्रा पहिलो जन्मेको छोराहरू र हाम्रा पशुहरू अनि हाम्रो पहिलो जन्मेको गाई भेडा बाख्राहरू हाम्रा परमेश्वरको मन्दिरमा सेवा गर्ने पूजाहारीहरू कहाँ ल्याउने प्रतिज्ञा गर्यौं।

37 “हामीले परमेश्वरको मन्दिरको भण्डारकोठामा, पूजाहारीहरूका निम्ति पहिलो मुछेको पिठोको डट्ला अनि हाम्रा भेटी-प्रत्येक वृक्षका फल नयाँ दाखरस अनि तेल ल्याउने छौं। अनि हामी लेवीहरूका निम्ति पनि आफ्ना फसलका दशौं खण्ड पनि ल्याउने छौं। लेवीहरू ति हुन जसले हामीले काम गर्ने सबै शहरहरूमा दशौं खण्ड संग्रह गर्छन्।

38 अनि पूजाहारी जो हासूनका सन्तानहरू हुन, तिनीहरूले दशांश संग्रह गर्छन्। अनि लेवीहरूले परमेश्वरको मन्दिरको भण्डार गृहमा दशौं भाग ल्याउँछन्।

39 किनभने इस्राएलका मानिसहरू अनि लेवीहरूले अन्नको भेटी ल्याउनु पर्छ नयाँ दाखरस भेटी अनि तेलको भेटी भण्डार कक्षमा ल्याउनु पर्छ। जहाँ पवित्र भाँडा वर्तनहरू छन्, जहाँ कार्यमा रहेका पूजाहारीहरू, द्वार, रक्षकहरू अनि गवैयाहरू छन्।

“हामीले हाम्रो परमेश्वरको मन्दिरलाई तुच्छ सम्झनु हुँदैन।”

11

नयाँ मानिसहरू यरूशलेममा भित्र हिडन थाले

1 मानिसका अगुवाहरू यरूशलेममा बसे अनि बाँकी रहेका मानिसहरूले प्रत्येक दशजनामा एकजनालाई यरूशलेममा बस्नका निम्ति ल्याउन चिट्ठा लगाए। अनि रहेका दशौं अंशमा नौ अंश अन्य शहरमा बसे।

2 मानिसहरूले सड्छाले यरूशलेममा बस चाहनेहरूलाई आशीष दिए।

3 यिनीहरू ग्रामीण अगुवाहरू हुन् जो यरूशलेममा बस्थे। तर यहूदाको शहरहरूमा, सबैजना तिनीहरूको शहरहरूमा आफ्ना सम्पत्तिमा बस्थे इस्राएलका केही मानिसहरू, इस्राएल पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका सन्तानहरू।

4 अनि कोही यहूदाका मानिसहरू अनि कोही बिन्यामीनका मानिसहरू यरूशलेममा बसे।

यी यहूदाका सन्तानहरू थिए जो यरूशलेममा बसे:

अतायाह, उज्जियाहका छोरा, (अमर्याहको छोरा, शपत्याहको छोरा, महलेलका छोरा पेरेसका कुलका।)

5 कोल-होजेका छोरा, हजायाहका छोरा, अदायाहका छोरा, योयारीबका छोरा, जकयहका छोरा एडटा शिलोनीहरूको सन्तान।

- 6 यस्शलेममा बसे पैसेक कुलहस्मा जम्मा 468 साहसी मानिसहस् थिए।
- 7 यी बिन्यामीनका कुलहस् थिए जो यस्शलेममा बसे:
- मश्ल्लामका छोरा, सल्लु, (योएदका छोरा, पदायाहका छोरा, कोलायाहका छोरा, वासेयाहका छोरा, इतीएलका छोरा),
 8 यशायाहका छोरा अनि तिनको पछि गम्बै अनि सल्ले,
 9 जिक्कीका छोरा योएललाई तिनीहस् अनि यह्दामाथि नियुक्त गरियो, अनि हासेनआका छोरा शहरका दोस्रो प्रमुख अधिकारी थिए।
- 10 पूजाहारीहस् मध्येबाट:
- योयारीबको छोरा, यदायाह, याकिन,
 11 सरायाहका, हिल्कियाहका छोरा, (मश्ल्लामका छोरा, सादोकका छोरा, मरायोतका छोरा, अहीतबका छोरा),
 12 परमेश्वरको मन्दिरका निरीक्षक अनि तिनीहस्का सहयोगी भए जो परमेश्वरको मन्दिरको निरीक्षक थिए 822 अदायाह यरोहामका छोरा, जकर्या मल्कियाहका
 13 अनि तिनका सहयोगीहस् जो कुलका अगुवाहस् थिए: 242 अमाशै, अजैलका छोरा, अहजैका छोरा, मेशिल्लेमोतका छोरा, इम्मेरका छोरा
 14 अनि तिनका सहयोगीहस् साहसी योद्दाहस्: 128 तिनीहस् माथिका अधिकारी हग्गेदेलीमका छोरा जब्दीएल थिए।
- 15 लेवीहस्बाट यिनीहस् यस्शलेममा बसे:
- शमायाह हश्शबका छोरा, अञ्जीकामका छोरा हशबियाहका छोरा बुन्नीका छोरा।
 16 अनि शब्बते र योजाबाद, लेवीहस्का दुइजना अगुवाहस् जो परमेश्वरको मन्दिरको बाहिर कामका जिम्मामा थिए।
 17 अनि मतन्याह मीकाका छोरा, जब्दीका छोरा आसापका छोरा, स्तुतिका अगुवा जसले प्रार्थनामा धन्यवाद ज्ञापन गरे, अनि बकबुक्याह तिनका सहयोगीहस्मा दोस्रो अनि अब्दा शम्भूआका छोरा गालालका छोरा यदूनका छोरा।
 18 पवित्र शहर यस्शलेममा भएका समस्त लेवीहस् जम्मा 284
- 19 यी यस्शलेममा बसेद्वार पालकहस् थिए।
- अक्कब, तल्मीन अनि तिनीहस्का आफन्तहस् जसले द्वारको हेरचाह गर्थे 172 जना थिए।
- 20 इस्राएलका रहेका मानिसहस्, पूजाहारीहस् अनि लेवीहस् यह्दाका सबै शहरहस्का आफ्ना पुर्खाका भूमिमा बसे।
 21 मन्दिरका सेवकहस् ओपेल पहाडमा बसे अनि सीहा र गिषपा मन्दिरका सेवकहस्को जिम्मा मा थिए।
 22 यस्शलेममा मुख्य अधिकारी लेवीहस् उज्जीय बानीको छोरा, हशबियाहका छोरा, मतन्याहको मीकाका छोरा, आसापका सन्तानहस्, गवैयाहस् थिए जो परमेश्वरको मन्दिरको कामहस्का जिम्मामा थिए।
 23 किन्भने तिनीहस्को सम्बन्धमा राजकीय आदेश थियो अनि प्रतिदिन गायकहस्को सेवाको आवश्यकता थियो।
 24 पतहियाह मशजबेलका छोरा, यह्दाका छोरा जेरहको कुल मानिसहस् सम्बन्धी सबै कुरामा राजाका सल्लाहकार थिए।
 25 गाउँहस्मा तिनीहस्मा खेतहस् सहित: यह्दाका केही मानिसहस् किर्यत-अर्बा र त्यसका वरिपरिका स-साना गाउँहस्, दीबोन अनि त्यसका वरिपरिका स-साना गाउँहस् अनि यकब्सेल अनि यसका वरिपरिका स-साना गाउँहस्
 26 येशूआमा, मोलादा, बेत्पलेत।
 27 हसर्शआल, बेशेवा अनि त्यसका वरिपरिका स-साना गाउँहस्।
 28 सिकलगा, मकोना अनि त्यसका वरिपरिका स-साना गाउँहस्।
 29 एरिमोन, सोराह, यर्मूत,
 30 जानोह, अददूलाम अनि तिनीहस्का गाउँहस् लाकीश अनि त्यसका खेतहस् अजेका अनि त्यसका वरिपरिका स-साना गाउँहस्। यसरी तिनीहस् बेशेबा देखि लिएर हिन्नोमको बेसीसम्म अधिकार गरेर बसे।
 31 बिन्यामीनका केही मानिसहस् गेबा, मिकमाश, अय्या, बेटेल अनि त्यसका वरिपरिका स-साना गाउँहस्मा बसे।
 32 अनातोत, नोब, अनन्याह,
 33 हासीर, रामा, गितैम,
 34 हादीद, सबोईम, नबलत,
 35 लोद ओनो गे-हाराशिम ओनोमा बसे,
 36 केही यह्दाय लेवीय समूह बिन्यामीनलाई सुम्पियो।

12

पूजारि र लेवीहस्

1 यी पूजाहारीहस् अनि लेवीहस् हुन। जो कैदबाट यस्शलेममा यस्बबेल शालतीएलका छोरा अनि येशूअसित आए:

- सरायाह, यिर्मयाह, एञ्जा,
 2 अमर्याह मल्लक, हतुश,
 3 शकन्याह, रहम, मरेमोत,
 4 इदो, गिन्नतोन्। अबियाह,
 5 मियामीन्, माथह, बिल्गा,
 6 शमायाह, योयारीब, यदायाह।
 7 सल्लु, अमोक, हिल्कियाह अनि यदायाह।

येशूको समयमा यिनीहरू पूजाहारीहरू अनि तिनीहरूका सहयोगीहरू अगुवाहरू थिए।

8 लेवीहरू येशू, बिन्नुई, कदमीएल, शेरबियाह, यहदा अनि मतन्याह थिए। अनि उनका सहयोगीहरू धन्यवाद ज्ञापन गीतका जिम्मामा थिए।

9 तिनीहरूका सहयोगीहरू बक्बुवयाह उन्नी, सेवामा तिनीहरू देखि पारि खडा भए।

10 येशूअ योयाकीमका पिता थिए। योयाकीम एल्याशीबका पिता थिए। एल्याशीब योयादाका पिता थिए।

11 योयादा जोनाथनका पिता थिए। जोनाथन यदूनका पिता थिए।

12 योयाकीमको समयमा यी पूजाहारीहरू कुलका अगुवाहरू थिए:

सरायाहको कुलका अगुवा मरायाह थिए।

यिर्मयाहको कुलका अगुवा हनन्याह थिए।

13 एजाको कुलका अगुवा मशुल्लाम थिए।

अमर्याहको कुलका अगुवा यहोहानान थिए।

14 जोनाथन मल्लुदाको कुलका अगुवा थिए।

यूसुफ शकन्याहको^{*} कुलका अगुवा थिए।

15 अदना हारीमको कुलका अगुवा थिए।

हेल्कै मेरोमोत[†] परिवार अगुवा थिए।

16 इददोको कुलका अगुवा जकर्याह थिए।

गिन्नतोनको कुलका अगुवा मशुल्लाम थिए।

17 अबियाहको कुलका अगुवा जिक्की थिए।

मिन्यामीन अनि मोअघाहका कुलहरूका अगुवा पिल्तै थिए।

18 बिल्गाको कुलका अगुवा शमू थिए।

शामायाहको कुलका अगुवा यहोनात थिए।

19 योयारीबका कुलका अगुवा मतनै थिए।

यदायाहको कुलका अगुवा उज्जी थिए।

20 सल्लुको कुलका अगुवा कल्लै थिए।

आमोकको कुलका अगुवा एबेर थिए।

21 हिल्कियाको कुलका अगुवा हशबियाह थिए।

यदायाहको कुलका अगुवा नतनेल थिए।

22 एल्याशीब, योयादा, योहानान अनि यदूका समयमा लेवीका नाउँहरू कुलका अगुवाहरूका रूपमा लेखिएका थिए अनि पूजाहारीहरूका नाउँ पनि फारसीको शासनकालमा लेखिएका थिए।

23 लेवीहरूका कुलका अगुवाहरूका नाउँ एल्याशीबका छोरा योहानानको समयसम्म विवरण पुस्तकमा लेखिएका थिए।

24 लेवीहरूका अगुवाहरू हशब्याह, शेरबिया, येशूअ, कदमीएलका छोरा अनि तिनीहरूका सहयोगीहरू थिए जो तिनीहरू देखिपारि उभिए परमेस्वरका व्यक्ति दाऊदको आदेश अनुसार परमेस्वरको स्तुति गर्न अनि धन्यवाद ज्ञापन गर्नका निम्ति एक भागले अर्कोलाई उतरादिए।

25 मतन्याह, बक्बुवयाह, ओबेदियाह, मशुल्लाम, तल्मोन अनि अक्कब द्वारपालहरू थिए। जो द्वारहरूमा भएका भण्डार कक्षको छेउमा थिए।

26 यिनीहरूले योयाकीम येशूअका छोरा, योसादका छोराको समयमा अनि प्रशासक नेहम्याह अनि पूजाहारी र शिक्षक एजाको समयमा सेवा गरे।

यस्शलेम पर्खालको समर्पण

27 जब यस्शलेमको पर्खाललाई समर्पण गरियो। जहाँ कहींका लेवीहरूको खोज गरियो। अनि यस्शलेममा ल्याइयो खुशीयाली सहित, धन्यवाद ज्ञापन गर्ने, गायकहरू इयामटा, साराङ्गी अनि वीणाहरू सहित समर्पण समारोह मनाउनका निम्ति।

28-29 गवैयाहरूलाई यस्शलेम वरिपरिका जिल्लाहरू अनि नतोपातीका गाउँहरू दुवै तिरबाट एकत्र गरियो। अनि बेत-गिलगाल, गेबार बेत-अज्मोतका खेतहरूबाट पनि एकत्र गरियो। किनकि गवैयाहरूले स्वयंका निम्ति यस्शलेम वरिपरिका गाउँहरू निर्माण गरेका थिए।

30 पूजाहारीहरू अनि लेवीहरूले आफैलाई शुद्धपारे अनि ती मानिसहरूले द्वार र पर्खालहरूलाई पनि शुद्ध गरे।

31 त्यस पछि मैले यहदाका अगुवाहरूलाई पर्खाल माथि ल्याएँ, अनि दुई विशाल गायकहरूको समूहलाई धन्यवाद ज्ञापन गर्न नियुक्त गरेँ। एक समूह गायकदल दाहिनेतिर कसिङ्गारे द्वारतर्फ पर्खाल माथि गए।

32 अनि तिनीहरूपछि होशियाह अनि यहदाका आधा अगुवाहरू गए।

33 अजर्याह, एजा, मशुल्लाम,

34 यहदा, बिन्यमीन, शामायाह अनि तुरहीसहित यिर्मयाह पनि गए।

35 केही पूजाहारीहरू अनि जकर्याह जोनाथनका छोरा, शामायाहका छोरा, मतन्याहका छोरा जक्कुरका छोरा आसापका छोरा।

36 अनि तिनका सहयोगीहरू शामायाह, अञ्जेल, मिललै, गिललै, माए, नतनेल, यहदा अनि हनानी परमेस्वरका जन दाऊका वाघ यन्त्रहरू सहित गए। अनि शाब्दी शिक्षक एजा तिनीहरूका अधि अधि गए।

37 अनि तिनीहरू फोहरा-मूल-ढोकामा गए। त्यस पछि तिनीहरू पर्खालको सिढी भएर सिधै दाऊद शहरको सिढी माथि गए र दाऊदको घरबाट नाघेर पानी मुल-ढोका तिर गए।

38 दोस्रो समूहका धन्यवाद ज्ञापन गाउनेदल देब्रेतर्फ गए। म र मानिसहरूका अन्य आधा अगुवाहरूले तिनीहरूलाई पर्खालको टुप्पो भएर भट्टी घरभरा।

39 पार गरि एप्रेमी मूल ढोका पारी फराकिलो पर्खाल तिर पुरानो शहरको ढोका मतस्य र मूल-ढोका हननेलको बुर्जा, भेडा-ढोकासम्म बुर्जा भएर भेडा द्वारसम्म अनुसरण गर्यौं। अनि तिनीहरू रक्षक ढोकामा रोकिए।

40 ती धन्यवाद ज्ञापन गर्ने दुई दल गवैयाहरूले परमेस्वरको मन्दिरमा आफ्ना ठाउँहरू ग्रहण गरे यसकारण म अनि मेरा मानिसहरूका आधा अधिकारीहरू।

* 12:14: शकन्याह यो हिब्रू पाठमा छ, केही अन्य हस्तलेखहरूमा "शीबन्याह।"

† 12:15: मेरोमोत यो हिब्रू पाठमा छ, केही अन्य हस्तलेखहरूमा "मिरियोत।"

- 41 साथै पूजाहारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकायाह, एल्योएनै, जकर्याह अनि हनन्याहले तुरही सहित हामिले
 42 मासेयाह, शमायाह, एलाजार, उज्जी, यहोहानान, मल्कियाह, एलाम अनि एजेरले तिनीहरूका ठाउँहरू ग्रहण गर्यौं।
 गवैयाहरूले गाए अनि यिञ्जहियाह अगुवा थिए।
 43 त्यस दिन तिनीहरूले धेरै बलिदान अर्पण गरे र आनन्द मनाए किनभने परमेस्वरले तिनीहरूलाई महान खूबी प्रदान गर्नु भएको थियो स्त्री एवं
 केटा केटीहरूले पनि आनन्द मनाए, हामीले यस्शलेममा मनाएको उत्सव टाढासम्म सुनियो।
 44 त्यस समय मानिसहरूले अगोट फलहरूको भेटी अनि दशौं अंशको जम्मा गर्ने कोठाका अधिकारीहरू नियुक्त गरे। यो कुरा शहरका
 जमीनहरूबाट जम्मा गरियो। व्यवस्थामा भने झैं यी कुराहरू पूजाहारीहरू अनि लेवीहरूलाई दिइने छन्। किनभने यहूदाका मानिसहरूले पूजाहारी र
 लेवीहरूसित मन्दिरमा सेवागरेको निम्ति धन्यवादी थिए।
 45 दाऊद अनि उनका छोरा सुलेमानको आदेश अनुसार तिनीहरूले तिनीहरूको परमेस्वरको सेवा अनि शुद्धीकरण गरे।
 46 यसरी नै गायकहरू अनि द्वारपालहरूले गरे। (धेरै समय अघि, दाऊद अनि आसापको समयमा परमेस्वरलाई धन्यवाद दिने अनि स्तुतिगर्ने
 गवैयाहरूका अगुवाहरू थिए।)
 47 यसर्थ यस्बाबेल अनि नहेम्याहका समयमा समस्त इब्राएलले प्रत्येक दिन चाहिए जतिको अंश गवैयाहरूका निम्ति केही अंश छुट्याए अनि
 लेवीहरूले केही अंश हासनका कुलको निम्ति छुट्याए।

13

नहेम्याहको अन्तिम अञ्चल

- 1 त्यसदिन तिनीहरूले मानिसहरूलाई मोशोको पुस्तक बाट पढि दिए अनि तिनीहरूले त्यसमा यो लेखिएका पाए, कि कुनै अम्मोनी वा मोआबीहरू
 परमेस्वरको उपासना गर्न कहिल्यै जमघटमा पस् हुँदैन।
 2 किनभने तिनीहरूले इब्राएलीहरूलाई रोटी र पानीद्वारा स्वागत जनाएका थिएपनि र तिनीहरूलाई श्राप दिनलाई तिनीहरूको विरुद्ध बलामलाई
 ज्यालामा ल्याएका थिए। तर परमेस्वरले श्रापलाई वरदानमा परिणत गरिदिनुभयो।
 3 जब तिनीहरूले व्यवस्था सुने तिनीहरू हरेक विदेशीलाई इब्राएलबाट पृथक गरे।
 4-5 यसको अघि पूजाहारी एल्याशीबालाई परमेस्वरको मन्दिरका सेवकहरूको जिम्मामा राखेका थिए। तिनी तोबियाहका (अम्मोनी) वैवाहिक
 सम्बन्ध थियो। अनि तिनीले तोबियाहको निम्ति एक विशाल कोठाको व्यवस्था गरिदिएका थिए। पहिले तिनीहरूले त्यहाँ अन्नबलि, धूप, मन्दिरका
 भाँडा-वर्तनहरू अनि अन्नका दशांश, नयाँ दाखरस अनि तेल जम्मा गर्न प्रयोग गरेका थिए। त्यो दिन तिनीहरूलाई लेवी, गवैया, द्वारपाल अनि
 पूजाहारीहरूले आदेश दिएका थिए।
 6 यी सबै भएको बेला म यस्शलेममा थिइँ। किनकि बाबेलका राजा आर्ट-जारसेजको 32औं वर्षमा म राजाकहाँ फर्केर गएको थिएँ। आखिरमा
 मैले राजाबाट अनुमति मागें।
 7 अनि म यस्शलेम फर्केँ। तर परमेस्वरको मन्दिरको आँगनमा तोबियाहको निम्ति एउटा कोठाको प्रबन्ध गरिदिएको एल्याशीबाको दुष्कर्म मैले
 थाहा पाएँ।
 8 म यस विषयमा अत्यन्त क्रोधित भएँ यसर्थ, मैले तोबियाहका सबै घरेलु मालसामान आँगनमा फर्काइदिएँ।
 9 तब कोठालाई रीतिपूर्वक शुद्ध गर्ने मैले आदेश गरे। अनि त्यहाँ मैले धूपसहित र अन्नबलि परमेस्वरको मन्दिरका भाँडा-वर्तनहरू फर्काएँ।
 10 तब लेवीहरूको अंश तिनीलाई दिइएको थिएपनि, भनी मैले थाहा पाएँ। यसर्थ लेवीहरू अनि गायकहरू जसले सेवा गरेका थिए। आफ्ना खेततिर
 फर्केका थिए।
 11 मैले अधिकारीहरूलाई, “परमेस्वरको मन्दिरको किन उपेक्षा गरिएकोछ?” भनी हप्काएँ। त्यस पछि मैले तिनीहरूलाई भेला गरे। अनि
 तिनीहरूलाई फेरि काममा फर्काएँ।
 12 तब समस्त यहूदाको अन्नको दशांश, नयाँ दाखरस अनि तेल भण्डार कक्षमा ल्याएँ।
 13 त्यसपछि मैले भण्डार कक्षमा कोषाध्यक्षको रूपमा पूजाहारी शोलेम्याह, शिक्षक सादोक अनि लेवी पदायहलाई नियुक्त गरे र हनान जाक्करका
 छोरा, मतन्याहका छोरालाई पनि तिनीहरूका सहायकको रूपमा नियुक्त गरे। किनकि तिनीहरू विश्वास योग्य थिए अनि यो यसकारण आफ्ना
 सहायकलाई अंश दिन तिनीहरूको कार्य भयो।
 14 हे मेरो परमेस्वर यसका निम्ति मलाई याद गरिदिनुहोस्। मैले परमेस्वरको मन्दिर अनि यसको सेवाका निम्ति गरेका मेरो असल कर्मलाई नभुलि
 दिनुहोस्।
 15 त्यसबेला मैले मानिसहरूलाई यहूदामा विश्राम-दिनमा दाखरस पेलने कामगरिहेको देखेँ। अनि अन्नकारा शल्या एका अनि त्यसलाई गधाहरू
 माथि लडाएको साथै दाखरस, दाख, नेभारा अनि सबै किसिमका भारी लडाएको अनि यी सबैलाई विश्राम-दिनमा यस्शलेममा ल्याएको देखे। अनि
 मैले तिनीहरूलाई भोजन बेच्दा चेतावनी दिएँ।
 16 यस्शलेम अथवा यहूदा छेउमा बस्ने सोरका मानिसहरूले बेचनका निम्ति माछा अनि सबै किसिमका वस्तुहरू ल्याइरहेका थिए। विश्राम-दिनमा
 यहूदा अनि यस्शलेमका मानिसहरूलाई ती बेचिरहेका थिए।
 17 तब मैले यहूदाका मुख्य मानिसहरूलाई हप्काएँ। अनि मैले तिनीहरूलाई भने, “यो के दुष्कर्म तिनीहरू गरिरहे छौ विश्राम-दिनलाई अपवित्र
 तुल्याउंछौं?
 18 तिमीहरूका पुर्खाहरूले यसै गरेको हुँदा हाम्रा परमेस्वरले हामीमाथि अनि यो शहर माथि यी सबै विपद ल्याउनु भएको होइन र? तर तिमीहरूले
 विश्रामलाई अपवित्र तुल्याए। इब्राएल माथि अझ अधिक क्रोध ल्याउँदैछौं?”
 19 जब शबाथको अघि यस्शलेमको द्वारमा अन्धकार हुँदै थियो। मैले ढोका बन्द गर्ने आदेश दिएँ। विश्राम नसिद्धिए सम्म ती ढोका नखोल्ने आदेश
 दिएँ। अनि मैले ढोकाहरूमा मेरा केही मानिसहरूलाई बसाएँ, जसद्वारा विश्राम दिनमा कुनै पनि भारीहरू शहरमा पस् नपाओस।
 20 एक वा दुइपल्ट सबै थरिका व्यापारी अनि बिक्रेताहरूले यस्शलेम बाहिर रात बिताए।
 21 तिमीहरू पर्खालको अघि किन रात बिताउँदैछौं? “तिमीहरूले फेरी यसो गर्यौं भने म तिमीहरू माथि बल प्रयोग गर्ने छु।” भनी तिनीहरूलाई
 चेतावनी दिएँ। त्यसबेला देखि तिनीहरू विश्राम-दिनमा आएपनि।
 22 त्यसपछि मैले लेवीहरूलाई तिमीहरूले स्वयंलाई शुद्ध गर्नुपर्छ अनि विश्राम दिनलाई पवित्र राख्नको निम्ति जाऊ र ढोकाहरूको रक्षारण भनें।
 हे मेरा परमेस्वर यसको निम्ति पनि मलाई सम्झि दिनुहोस्। अनि तपाईंको महान प्रेमले मलाई जोगाउनु होस्।
 23 ती दिनहरूमा मैले अश्रुदे, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखे।
 24 तिनीहरूका आधा केटा-केटीहरूले अश्रुदे वा अन्य मानिसका भाषा बोल्दथे अनि तिनीहरूले यहूदाको भाषा कसरी बोल्नु सो जान्दैन थिए।

25 यसकारण मैले तिनीहरूसित बहस गरे अनि मैले तिनीहरूलाई श्राप दिएँ। मैले केही मानिसहरूलाई पीटिँ अनि तिनीहरूको दाही तानी दिएँ। तिनीहरूलाई परमेश्वरको नाउँमा शपथ खान लगाए, “तिनीहरूलाई आदेश दिए तिनीहरूका छोरीहरूलाई विवाह नगर, नता तिनीहरूको छोरीहरूले तिमीहरू छोरासित विवाह गरोस्, नता यस्तो विदेशीहरूले तिमीहरूको छोरीहरू सित विवाह गरोस्।

26 तिमीहरूलाई थाहा छ, त्यस्तो विवाह गरेर सुलेमान पापमा फँसे। सबै राज्यहरूमा सुलेमान जस्तो ठूलो राजा कोही पनि थिएन। परमेश्वरले सुलेमानलाई माया गर्नुभयो र परमेश्वरले उहाँलाई इस्राएल देशको राजा बनाउनु भयो। तर विदेशी श्रीहरूले वहाँलाई परमेश्वरको विरुद्ध पाप गर्न लगाए।

27 अनि आज हामीहरू सुन्दैछौं कि तिमीहरूले त्यस्तै ठूला पापहरू गरिरहेका छौं, तिमीहरूले परमेश्वरमा साँचो जीवन जीएका छैनौं। तिमीहरूले विदेशी श्रीहरूलाई विवाह गरेका छौं।”

28 यहोयादा एकजाना प्रधान पूजाहारी एल्याशीबका छोरा थिए, उसको छोरा-छोरीले होरोनी सम्बलतको छोरीलाई विवाह गरेको थिए। मैले उसलाई म बाट टाढा खेदि दिएँ।

29 मेरो पिताले त्यस्तो मानिसहरूलाई सजाए दिनुहुन्छ, जसले अशुद्ध बनाउँछन्। तिनीहरूले यसलाई प्रधानताको मुख्य सम्झना रहोस्। तिनीहरूले पूजाहारीहरू र लेवीहरूको आज्ञाका पालन गरेनन्।

30 मैले पूजाहारीहरू र लेवीहरूलाई विदेशीहरूबाट छुटाएँ अनि तिनीहरू प्रत्येकलाई विदेशी कुरा देखि शुद्ध पारे तिनीहरूको आफ्नै कामहरू अनि उत्तरदायित्वहरू दिएँ।

31 मैले आज्ञा गरे कि मानिसहरूका काठको उपहारहरू अनि अगैटे फलहरू सही समयामा नै ल्याओस्।

हे मेरो परमेश्वर, मैले यी असल कुराहरू गरेको निम्ति सम्झना गर्नु होस्।

एस्तरको पुस्तक

- रानी वस्तीले राजाको हुकम मानिनन
- 1 अहासूरसको समयमा यो कुरा घटयो यी अहासूर थिए जसले भारत वर्षदेखी लिएर इथियोपिया सम्मका 127 प्रदेशहरू माथि शासन गर्थे।
 - 2 ती दिनहरूमा अहासूर राजाले प्रसाद जिल्लामा शासन गर्थे।
 - 3 आफ्नो शासनकालको तेस्रो वर्षमा, राज्यमा भव्य बडाई अनि प्रतिनीधिकोलाई ठूलो भोज दिन ऐव्यर्का प्रदर्शन गर्दा तिनले आफ्ना सबै अधिकारीहरू अनि सेवकहरू फारसी अनि मादी सेनापतिहरू, कुलीनहरू
 - 4 अनि आफ्ना अधिकांश प्रदेशबाट आएर अधिकारीहरूका निम्ति 180 दिनसम्म भोजको आयोजन गरे।
 - 5 अनि त्यो उत्सव पुरा भयो राजाले शूशनमा भेट्न सकिने सबै धनी एवं गरीब मानिसहरूका निम्ति राजमहलसगै बाहेको बगौचामा सातदिनसम्म भोजको आयोजन गरे। त्यहाँ मिहीन सुती वस्त्रका हातले बुनेका जाली बनावटका वस्त्र।
 - 6 नीला अनि सेता सुतीका पर्दाहरूको घेरामा मलमलको डोरी अनि बैजनी लुगा, चाँदीका खामाहरू संगमरको ढुङ्गाहरू थिए। तलमाथि बुट्टा बनाईएका राता सेता मोती अनि मुल्यावान पत्थर लाएको अनि चाँदीका आराम-आसनहरू राखिएका थिए।
 - 7 दाखरस सुनका कचौराहरूमा थिए। कचौरा विभिन्न प्रकारका थिए। अनि त्यहाँ धेरै राजकीय दाखरस थियो, किनभने राजा धेरै दयालू थिए।
 - 8 पेय वस्तु प्रचुर थियो प्रत्येक पाहुनाले जति इच्छा गर्छ त्यति पिउन दिनु भनी राजाले आफ्ना सेवकहरूलाई आदेश गरेका थिए।
 - 9 त्यसै समयमा रानी वस्तीले श्रीहरूका निम्ति एक भोजको आयोजना राजा अहासूरस को राजमहलमा गरिन।
 - 10-11 भोजको सातौ दिनमा जब राजा दाखरसको नशामा चूर थिए उनले यहूमान, बिज्जा, हबौना, बिता, अबगाता, जेतेर अनि कर्कस, सात जना, नपुंसकहरू जसले राजा अहासूरसको सेवा गर्थे रानी वस्तीलाई राजकीय मुकुट लगाएर उनको अधि ल्याउनु भने उनले रानीको सुन्दरता मानिसहरू अनि अधिकारीहरूलाई देखाउन चाहन्थे किनभने तिनी अत्यन्तै सुन्दरी थिइन।
 - 12 राजाले नपुंसकहरूलाई आज्ञा गरे। तापनि, रानी वस्तीले आउने अस्वीकार गरिन। यसकारण राजा एकदमै क्रोधित भए।
 - 13 यसकारण राजाले उनका ज्ञानी मानिसहरूसंग भने, जो नियमविचार शक्तिका विषयमा एकदमै चतुर थिए, राजाले यी कुराहरू साधारण रूपले सोधे।
 - 14 यी सात जना कर्शन, शेतार, अदमाता, तशीश, मेरेश, भंसना अनि ममूकान, ज्ञानी अधिकारीहरू राजाका अत्यन्तै नजिक थिए यी फारस र मादीका अधिकारीहरूको राजासित पहुँच थियो अनि तिनीहरूले राज्यमा शासन चलाउँथे।
 - 15 राजाले तिनीहरूलाई भने। “नियम, अनुसार रानी वस्तीलाई के गर्ने? किनभने राजाले अहासूरस नपुंसकहरू, मार्फत जे आदेश दिए त्यो रानीले पालन गरिन?”
 - 16 अनि ममूकानले राजा अनि अधीकारीहरूको समक्ष भने, “रानी वस्तीले राजा प्रति मात्र होइन सबै अधिकारीहरू अनि राजा अहासूरसका प्रदेशहरूमा बसे सबै मानिसहरू प्रति अनादर गरेकीछन्।
 - 17 किनकि रानी को अनादर सबै श्रीहरूमा पुगेकोछ, कि तिनीहरूले पनि खुल्लम खुल्ला आफ्ना पतिहरूलाई तिरस्कार गर्न सक्छन्। हेरेक श्रीहरूले भन्नेछ।” जब राजा अहासूरसले रानी वस्तीलाई तिनको समक्ष आउनु भने तर तिनी आइइन।
 - 18 “आज, रानीले के गरिन फारस र मादी अधिकारीहरूका पत्रीहरूले सुने अनि तिनीहरूले आफ्ना पतिहरूसित, राजाका अधिकारीहरूले त्यही व्यवहार गरे तिनीहरूमा धेरै अपमान र क्रोध हुनेछ।
 - 19 “यदि राजालाई राम्रो लाग्छ भने, उहाँबाट आदेश जारी होस् अनि यसलाई फारस र मादीहरूको व्यवस्थाको, नियममा लेखियोस्। यसको उल्लंघन नहोस्। आज्ञापत्रले यो घोषणागनुपर्छ कि वस्ती फेरि पनि राजा अहासूरसको अधि आउनुहुँदैन। तिनको रानीको अधिकार पनि अन्य श्रीलाई दिनु पर्छ। जो तिनी भन्दा सुन्दर छिन।
 - 20 राजाले जे हुकुम दिन्छन् विशाल राज्यले सुन्नेछ अनि सामाजिक स्तरमा ठूला या सानाका पत्रीहरूले सम्मान गर्नछन्।”
 - 21 अनि यो सल्लाह राजा अनि अधिकारीहरूको नजरमा असल ठानियो। अनि राजाले ममूकानको सल्लाहलाई स्वीकार गरे।
 - 22 अनि राजाले समस्त प्रदेशहरूलाई तिनीहरूको भाषा र तिनीहरूको बोली अनुसार व्यक्ति ब्यक्तिलाई उसको घरको शासक हुनलाई, तिनीहरूलाई आफ्ना मानिसहरू कै भाषामा जाहेरगरेर पत्रहरू पठाए।

2

एस्तरलाई रानी बनाईयो

- 1 यी घटनाहरू पछि राजा अहासूरसको क्रोध शान्त भयो। तिनले वस्तीलाई सम्झे अनि तिनले के गरिन, तिनको सम्बन्धमा राजाले के आदेश दिए त्यो सम्झे।
- 2 उनका सेवकहरू जसले उनको सेवा गर्थे भने, “राजाका निम्ति राम्री केटीहरू खोज।
- 3 अनि आफ्ना राज्यका सबै प्रान्तहरूमा राजाले अधिकारीहरू नियुक्त गरन्। अनि तिनीहरूले सबै राम्री तरुणीहरू भेला पारन् र शूशन जिल्लाको नारी-कक्ष जुन नपुंसक होगई नारी-गृहको रखवाला हो उसको संरक्षणमा ल्याउन्। उसले तिनीहरूलाई श्रृंगार सेवा दिनेछ।
- 4 अनि यी जवान श्रीहरू मध्य जसलाई राजाले मनपराउने छन् उनले वस्ती को स्थानमा शासन गर्ने छिन्।” यो विचार राजालाई असल लाग्यो अनि त्यसै गरे।
- 5 शूशनको राजधानीमा एक जना यहूदी मानिस थिए। उसको नाउँ मोदैकै थियो। तिनी याइरका छोरा, शिमीका नाति, बिन्यामीनका कीशका छोरा थिए। तिनी, यहूदाका राजा यकोन्याह मध्य देश निष्कासनहुनेहरू सहितका एक जनाका सन्तान थिए।
- 6 यो बाबेल का राज नबूकदनेसर द्वारा गरिएको देश निकाला थियो।
- 7 मोदैकैकी एकजना भतिजी थिई जसको नाउँ हदस्सा थियो। उसको आमा-बाबु मरिसकेका थिए। मोदैकैले उसलाई धर्म-पुत्रीको रूपमा ग्रहण गरेको थियो। हदस्सालाई एस्तर पनि भन्थियो। एस्तरको शारीरिक गठन अनि अनुहार सुन्दर थियो।
- 8 जब राजाको सन्देश अनि उर्दी सुनियो तब अनेक जवान श्रीहरूलाई राजधानी शूशनमा, हेगेकोमा भेला गरिदै थियो, एस्तरलाई पनि राजमहलमा लगियो अनि अनुपूरको रखवाला हेगेको निगरानिमा राखियो।
- 9 अनि हेगेले त्यो केटी एस्तरलाई मन परायो अनि उसले उसको कृपा प्राप्त गर्छ। यसकारण उसले एस्तरलाई तत्कालै श्रृंगार सेवा तथा राजमहलबाट भोजन र सात जना नोकरीहरू व्यवस्था गर्यो तब उसको नोकरीहरू र उसलाई हेगेले सब भन्दा राम्रो नारी-गृहमा सायौं।

- 10 एस्तरले आफ्ना मानिसहरू वा आफ्ना पुर्खाहरू को बारेमा केही बोलिनन् किन भने यस विषयमा बोल्न मोर्दैकैले तिनलाई निषेध गरेका थिए।
- 11 प्रत्येक दिन मोर्दैकै अन्तपुरको आँगनको अघाडी, पछाडी हिँडिरहन्थे जसमा कि एस्तर को बारेमा तिनलाई के भईरहेछ, त्यो उसले थाहा पाउन सक्नेछन्।
- 12 प्रत्येक कन्याहरू राजा अहासूरसको अघि जाने समय आउँछ, स्त्रीहरू बाह्र महीना सम्म सिङ्गार पट्टार मा रहनु पर्थ्यो स्त्रीहरूले छ महीना सुगन्धित तेल लाउंथे अनि छ महीना उत्तर अन्य सौन्दर्यका सामग्रीले सिङ्गारिन्थे।
- 13 त्यसपछि मात्र जवान स्त्रीहरू राजाकहाँ जान सक्थे। मीँग गरिएका हेरक कुरा राजमहलको अन्तपुरबाट उनीहरूलाई लिन दिइन्थ्यो।
- 14 साँझमा तिनी राजा कहाँ जानु पर्छ अनि विहान अर्को स्त्रीहरूको निवासस्थान शाश्वजको जिम्मामा नपुंशक राजाका दासीहरूको रक्षक कहाँ फर्केर जान्थे। जब सम्म राजाले तिनीलाई आउनु भनेर नाउँ द्वारा बोलाउँदैन थिए। तिनी फेरि पनि राजा कहाँ जानु पर्दैन थियो।
- 15 एस्तर अबीहेलको छोरी थिइन्, तिनी तिनका काका मोर्दैकैकी धर्मपुत्री थिइन्। जब एस्तरको राजा कहाँ जाने पालो आयो। तिनले, राजाका नपुंसक, स्त्रीहरूका अभिभावक हेगेले तिनलाई गुन भनेका सल्लाह बाहेक अरु केही पनि गरिनन् देखेहरू सबैले एस्तरलाई खूबै मन पराए।
- 16 यसर्थ राजा अहासूरसको शासनका सातौं वर्ष को दशौं महीना, हो तेबेतको महीनामा राजमहलमा राजाकोमा एस्तरलाई लगियो। अनि राजाले एस्तरलाई अन्य सबै स्त्रीहरूलाई भन्दा बढ्दा मन पराए।
- 17 अनि अन्य सबै कन्याहरूलाई भन्दा राजाले तिनलाई मन पराए। यसर्थ राजाले राजसुकुट एस्तरको शिरमा लगाइदिए अनि तिनले वशतीको स्थानमा एस्तरलाई रानीको रूपमा शासन गर्ने अधिकार थिए।
- 18 यसर्थ राजाले ठूलो भोजको आयोजना गरे आफ्ना सबै अधिकारीहरू अनि सेवकहरूको निम्ति भोज गरे। अनि तिनले सबै प्रान्तहरूमा त्यस दिनलाई विदाको दिन घोषण गरे अनि तिनले एक राजाले मात्र दिन सक्ने उपहारहरू प्रदान गरे।

मोर्दैकैलाई दुष्ट योजनाको जानकारी

- 19 कन्या केटीहरूलाई भेला गरिएको यो दोस्रो पटक थियो। अनि मोर्दैकै राजाको द्वारमा बसेका थिए।
- 20 एस्तरले अझ पनि आफ्ना मानिसहरूको अथवा आफ्नो वंशको विषयमा मोर्दैकैले आदेश दिए अनुसार अस्लाई भनेकी थिइन्। अनि उसको निगरानीमा हुँदा जस्तै तिनले मोर्दैकैको आज्ञा पालन गरिन।
- 21 त्यसबेला, जब मोर्दैकै राजाको मुलढोकामा थिए। बिगथाना अनि तैरेश-राजाका दुई मुलढोका सुरक्षाकर्मीहरू असन्तुष्ट भए। अनि तिनीहरूले राजा अहासूरसलाई मार्न षडयन्त्र गरे।
- 22 अनि मोर्दैकैलाई त्यो षडयन्त्र थाहा भयो, अनि उसले त्यो कुरा रानी एस्तरलाई भने। अनि एस्तरले त्यो कुरा राजालाई भनिन्, मोर्दैकैलाई, सूचना दिएकोमा श्रेयदिदै।
- 23 त्यो कुराको छानबीन गरियो त्यो सत्य पाइयो र ती दुईलाई रूखमा झुण्ड्याइयो। अनि यो घटना राजको इतिहासमा लेखियो।

3

यह्दीहरूलाई नाश गर्ने हामानको योजना

- 1 यी घटनाहरू पछि राजा अहासूरसले अगामी हम्मदाताको छोरा हामानलाई पदोन्नति प्रदान गरे। तिनले उसलाई उसको समयमा भएका सबै अधिकारीहरूको जिम्मामा राखिदिए।
- 2 अनि राजाको द्वारमा भएका समस्त सेवकहरूले झुकेर हामानलाई श्रद्धा देखाऊंथे, किनभने तिनीहरूलाई त्यसो गर्नु भनी राजाले आदेश दिएका थिए। तर मोर्दैकैले झुकेर श्रद्धा गरेनन्।
- 3 अनि राजाको द्वारमा भएका सेवकहरूले मोर्दैकैलाई भने, “किन तिमी राजाको आदेश भङ्ग गर्छौं?”
- 4 जब तिनीहरूले दिँने पिच्छे तिनलाई भने तर तिनले तिनीहरूलाई उत्तर दिएनन्। तब तिनीहरूले मोर्दैकैको चियो गर्न हामानलाई भने किनभने उसले हाम्राकुरा मान्छन् मान्दैन मोर्दैकैलाई तिनी एक यह्दी हो भनेर तिनीहरूलाई भनेका थिए।
- 5 अनि हामानलाई मोर्दैकैले झुकेर श्रद्धा नगरेको देखे यसर्थ हामान क्रोधले भरिए।
- 6 जब उसले मोर्दैकैको राष्ट्रता चाल पायो उसले मोर्दैकैलाई मात्र मार्न संतुष्ट थिएन। हामानले अहासूरसका समस्त यह्दीहरूलाई नष्ट गर्न चाहन्थ्यो किनभने तिनीहरू मोर्दैकैको मानिसहरू थिए।
- 7 राजा अहासूरसको शासनकालको बाह्रौं वर्षको पहिलो महिनामा हामान को क्षमता तिनीहरूले “पूर” अर्थात् चिष्टा गरे। यह्दीहरूको विनाशको निम्ति निश्चित दिन अनि महिना तोक्नका निम्ति चयन गरिएको बाह्रौं महीना, अदारको महिना थियो।
- 8 अनि हामानले राजालाई भने, “ताप्राईको रायको प्रत्येक प्रान्तमा मानिसहरू माझ एक थरिका मानिसहरू छरिएका अनि छुट्टीएका छन्। अनि तिनीहरूको दस्तर सबै मानिसहरूको दस्तर भन्दा भिन्नैछ। तिनीहरू राजाको नियमहरू मान्दैनन्, राजालाई त्यो कुरा अश्रेय भयो।
- 9 “यदि यसले राजालाई प्रसन्न पार्छ भने आदेश लेखियोस कि तिनीहरूलाई नष्ट गरियोस। अनि म 10,000 चाँदीका टुक्राहरू राजाको भण्डारमा सहयोग दिनेछु जुन रकम ती आज्ञा पालन गर्नेहरूलाई इनाम दिनु।”
- 10 यसर्थ राजाले आफ्नो हातबाट मुट्टीको राजमोहर औँठी निकाले अनि तिनले त्यो हामान, आगामी हम्मदाताका छोरा, यह्दीहरूका शत्रुलाई दिए।
- 11 अनि राजाले हामानलाई भने, “तिमीलाई जे इच्छा लाग्छ त्यहिगर तर चाँदी चाहि आफूसंग राख।”
- 12 यसर्थ राजाका लेखापालहरू लाई पहिलो महीनाको तेह्रौं दिनमा बोलाए अनि प्रत्येक प्रदेशका राज्यपालहरूलाई, र प्रत्येक प्रदेशका अधिकारीहरूलाई लिपि अनि भाषा अनुसार हामानले आदेश गरे मुताबिक लेखियो। त्यसलाई राजाको नामावाली मा लेखियो अनि त्यसलाई राजाकै राजमोहर लगाइएको थियो।
- 13 अनि राजाका दुवैहरूद्वारा सबै आदेशहरू राज-प्रदेशहरूमा पठाइयो कि सबै यह्दीहरू जवान अनि वृद्ध, केटाकेटी अनि स्त्रीहरूलाई बाह्रौं महीना, अदारको महीनाको तेह्रौं दिनमा आज्ञा गरियोस अनि एकै दिनमा मारियोस र नाम निशान मेटाइयोस। अनि तिनीहरूका सर-सामानहरूलाई युद्धमा नास गरियोस।
- 14 आदेशको एक-एकप्रति व्यवस्थाको रूपमा प्रत्येक प्रदेशमा पठाइयोस सबै मानिसहरूलाई भनियोस जसद्वारा त्यसदिन तिनीहरू तयार रहनेछन्।
- 15 समाचार वाहकहरू राजाको आदेश लिएर हतारिए गए। आदेश शशनको जिल्ला महलमा घोषणा गरिएको थियो। राजा र हामान मद पिउन बसे तर शशन शहरमा हलचल भयो।

4

मोर्दैकैले एस्तरलाई सहायता गर्न राजी भए

1 मोर्दैकैले त्यहाँ भएका सबै घटनाहरू थाहा पाए। यसर्थ मोर्दैकैले आफ्ना वस्त्रहरू च्याते अनि भाङ्गारा लगाएर आफैं माथि खरानी छर्किए। त्यस पछि तिनी शहरको बीचमा गए अनि कष्टमा जोडले रोए।

2 तब तिनी राजा द्वाराको अधि गए। तर उनी भित्र गएनन् किनभने भाङ्गारा लगाएर कोही पनि राजाको द्वाराभित्र जानु हुँदैन थियो।

3 अनि हरेक प्रान्तमा जब राजाको आदेश पुग्यो, त्यहाँका यहूदीहरू बीचमा अफसोस, स्बावासी र विलाप भयो। तिनीहरू धेरैजनाले शोक वस्त्र लगाए अनि शिरमाथि खरानी छर्किए।

4 दार्सीहरू अनि नपुंशक जसले एस्तरको सेवा गर्थे तिनी कहाँ गए अनि मोर्दैकैलाई के भहिरहेछ तिनलाई भने तब रानी व्याकुल भइन। अनि तिनले मोर्दैकैलाई वस्त्रहरू पठाइन् उनले बोराको वस्त्र हटाउन चाहिन। तर तिनले वस्त्रहरू स्वीकार गरेनन्।

5 तब एस्तरलले राज-नपुंसक हताकलाई बोलाइन्, जसलाई राजाले तिनको सेवामा नियुक्त गरेका थिए, अनि एस्तरले उसलाई मोर्दैकै कहाँ के हुँदछ भनि बुझ्नेको निम्ति पठाइन्।

6 अनि हताक मोर्दैकै कहाँ गए शहर चोकमा जो राजाको द्वार अधि थियो।

7 मोर्दैकैले घटेका सबै घटनाहरू उसलाई भने अनि तिनको को बारेमा जो यहूदाहरूको संस्कार को निम्ति राज-कोषबाट दिइने छ भनि हामानले भनेको कुरा पनि भने।

8 शशानमा तिनीहरूको संस्कार गर्नु भनि जाहेर गरेको व्यवस्था लेखिएको एक प्रतिलिपि एस्तरलाई देखाइ दिनु अनि राजा कहाँ जानु र राजाको कृपा प्राप्त गर्नु अनि आफ्ना मानिसहरूका निम्ति तिनी सित निवेदन गर्नुभनि निर्देश दिए।

9 यसर्थ हताक गए अनि मोर्दैकैले भनेका कुरा उसले एस्तरलाई सुनाए।

10 तब एस्तर ले हताकलाई तिमीले मोर्दैकैलाई भन्नु भनी निर्देश गरिन।

11 “राजाका सबै सेवकहरू र राज-प्रान्तका मानिसहरूले यो जानुन कि कुनै पनि पुरुष वा स्त्री राजाले नबोलाई राजाको आँगनमा भित्र जान्छ त्यसको एउटै नियम छ ‘मृत्यु’। अनुमति लिएर प्रवेश गर्ने मात्र बाँच्छ जसलाई राजाले आफ्ना सुनौला राज ढण्ड फैलाउछन्। अनि मलाई गएको तीस दिन देखि राजा कहाँ जानलाई बोलाइएको छैन।”

12-13 जब तिनीहरूले मोर्दैकैलाई एस्तरले भनेका कुरा सुनाए। तब मोर्दैकैले यो जवाफ एस्तरलाई पठाए “तिमी स्वयंले यो नसोच कि राजाको दरवारमा बस्छु भनेर सबै यहूदीहरू मध्ये तिमी उम्कने छ्यौ।

14 तर यदि यसवेलामा तिमी चुपलागेर बस्यौ भने यहूदीहरूले कही न कही बाट छुटकारा पाउनेछन्। तर तिमी र तिम्रा पिताका घर* नष्ट हुनेछन्। अनि कसले जान्दछ शायद यस्तो समयमा तिमीलाई राज्यको उच्च पद दिइएको छ?”

15-16 तब एस्तरले मोर्दैकैलाई भनी पठाइन् “जाऊ, शशानमा भेटिएजति सबै यहूदीहरू भेला गर अनि मेरो निम्ति उपवासबस। तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्छौ। तब यो नियमको विरुद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई माछ्नु भनेर मर्नेछु।”

17 यसर्थ मोर्दैकै आफ्नो बाटो लागे अनि एस्तरले तिनलाई निर्देश दिएका सबै कुरा गरे।

5

राजासंग एस्तरको कुरा-कानी

1 अनि तेस्रो दिनमा एस्तर आफैं राजकीय वस्त्र पहिरिन् र गए राजमहलको अधि आगनैमा उभिइन्। राजा सिंहासनमाथि प्रवेशद्वार तिर फर्केर बसेका थिए।

2 जब राजाले रानी एस्तरलाई आँगनमा उभिरहेकी देखे राजा उनलाई देखेर खुशी भए। यसकारण राजाले आफ्नो हातमा भएको सुनौलो राजढण्ड तिनी तर्फ फैलाए अनि एस्तर नजिक आइन् अनि तिनले राजढण्डको टुप्पो छोड्न्।

3 तब राजाले तिनलाई भने, “रानी एस्तर, तिमी कस्तो छौ? तिमी के इच्छा गर्छौ? आधा राज्यसम्म भए पनि तिमीलाई दिइनेछु।”

4 अनि एस्तरले भनिन्, “यदि तपाईंलाई असल लाग्छ भने मैले तपाईंको निम्ति तयार गरेको भोजमा आउनु होस् अनि हामानलाई पनि ल्याउनु होस्।”

5 राजाले आदेश दिए, “हामानलाई छिटो बोलाऊ जसमा कि एस्तरले भनेको कुरा हामीहरूले गर्न सकौ।”

अनि राजा र हामान एस्तरले आयोजन गरेको भोजमा गए।

6 राजाले दाखरस पिउदै गर्दा एस्तरलाई भने। “तिमीले के मान्ने इच्छा गर्छौ? जो केही तिमीले माग्छु त्यो दिइने छ। अनि तिमी जे पनि मान्न चाहान्छ्यौ यदि यो आधा राज्य नै हो भने पनि यो तिमीलाई दिइने छ।”

7 अनि एस्तरले उत्तर दिइन्, “मेरो निवेदन अनि मैले खोजेको कुरा यस्तो छ।

8 यदि राजाले मलाई मन पराउनु हुन्छ भने यदि राजाले भोलिको मेरो निवेदनलाई इज्जत गर्न चाहनु हुन्छ र मेरो विन्ती असल लाग्छ भने राजा अनि हामान मैले दिने भोजमा आइदिनु होस् अनि भोलि राजाले भन्नु भएको प्रश्नको उत्तर दिनेछु।”

हामान मोर्दैकैसंग रिसाए

9 त्यस दिन हामान खुशी अनि सन्तुष्ट भए गए। तर जब हामानले मोर्दैकैलाई राजाको द्वारमा देखे अनि मोर्दैकै इज्जत गर्न हामानको अधि निउरीएनन् तब हामान मोर्दैकै प्रति साँढे क्रोधित भए।

10 तर हामानले स्वयंलाई रोके अनि आफ्नो घरतर्फ लागे। तिनले आफ्ना साथीहरू अनि पत्नी जेरेशलाई बोलाए।

11 हामानले उसका धेरै छोरा-छोरीहरूसंग राजाले तिनलाई सम्मन गरेको बताए राजाले तिनलाई राजाका समस्त अधिकारीहरू अनि सेवकहरू माथिल्लो ओहोदामा राखेको धाक लगाए।

12 हामानले भने, “रानी एस्तरले राजाको निम्ति दिएको भोजमा मलाई बाहेक अरु कसैलाई पनि निम्तो गरिनन्। अनि भोलि पनि मलाई राजासित तिनीकहाँ जान बोलाएको छ।

13 तर यी सबै मेरो निम्ति ठूलो कुरा होईनन्। हरेक समय त्यो यहूदी मोर्दैकैलाई राजाको द्वारमा बसेके देख्छु।”

14 तब तिनकी पत्नी अनि तिनका सबै मित्रहरूले तिनलाई भने एउटा 75 फीट अग्लो फाँसी बनाऊ। अनि राजालाई विहान भन, “मोर्दैकैलाई त्यसमा झुण्ड्याउनु होस्। त्यसपछि खुशीसित राजासंग भोजमा जानुहोस्।”

* 4:14: पिताका घर “नजिकका आफन्त,” अथवा “दाज्यू-भाइ, काका, मामा, काकी, वा भाउजू” वा “नजिकको सहिनी।”

त्यो विचार हामानलाई उत्तम लाग्यो अनि तिनले फाँसी बनाए।

6

मोर्दैकैको इज्जत

- 1 त्यो रात राजालाई निन्द्रै लागेन। तिनले आफ्ना सेवकहरूलाई दफतरको लेख पुस्तक आफू कहाँ ल्याउनु भने अनि त्यो राजालाई पढेर सुनाइयो। जब बिगताना अनि तैरेश।
- 2 संघारका रखवालाहरू मध्ये दुइजना राज अधिकारीहरूले राजा अहासूरसको विरुद्ध कसरी षडयन्त्र गरे त्यसबारे मोर्दैकैले गरेको सबै कुराको विवरणमा राजाले सुने।
- 3 तब राजाले भने, “यसका निम्ति मोर्दैकैलाई हामीले के सम्मान अनि प्रशंसा दियौं?”
- 4 अनि जवान मानिसहरू जो राजाका सेवामा थिए तिनीहरूले भने, “हामीले तिनका निम्ति केहि गरेनौं। अनि राजाले भने त्यहाँ आँगनमा को छ?”
- 5 अनि हामान राज महलको बाहिरी आगनै मा आउँदै थिए, आफूले बनाएको फाँसीमा मोर्दैकैलाई झुण्ड्याउनु भनी राजालाई भन्नका निम्ति।
- 6 त्यो जवान, राजाको सेवकले भने, “हामान आँगनमा उभिरहेकोछ।”
- 7 अनि राजाले भने, “उसलाई यहाँ आउन देऊ।”
- 8 हामान आए। अनि राजाले तिनलाई भने, “राजाले सम्मान गर्न चाहने व्यक्तिलाई के गर्नुपर्छ?”
- 9 अनि हामानले सोचे, “राजाले कसलाई म भन्दा अधिक सम्मान गर्न चाहन्छन?”
- 10 त्यसर्थ हामानले राजालाई भने, “राजाले जसलाई सम्मान गर्न चाहनु हुन्छ, त्यस मानिसका निम्ति यसो गर्नुहोस।
- 11 त्यस मानिस को निम्ति राजा स्वयंले लाउनु भएको राज-वस्त्र अनि एउटा घोडा जस माथि राजा चढनु भएको छ। तिनलाई दिनु होस।
- 12 अनि उसको शिरमा एक राज-मुकुट राखिदिनुहोस। राज-वस्त्र र घोडालाई राजाका एक कुलीन अधिकारीको निगरानीमा राखियोस। राजाले एक कुलीन अधिकारीको निगरानीमा राखियोस। राजाले जसलाई सम्मान गर्न चाहनु हुन्छ त्यस मानिसलाई तिनीहरूद्वारा वस्त्र पहिराउन दिनुहोस अनि तिनीहरूद्वारा तिनलाई घोडामा चढाए शहरको चौरमा परेड गराइयोस। अनि तिनको अधि तिनीहरू, त्यस मानिसलाई यसै गरिने छ, “जसलाई राजाले सम्मान गर्न चाहनु हुनेछ भनि कराउनु।”
- 13 तब राजाले हामानलाई भने, “चाँडो, तिमीले अहिले भने झै वस्त्र अनि घोडा लेऊ राजाको द्वारमा बसे यह्दी मोर्दैकैको निम्ति ती कुराहरू गरिदेऊ। तिमीले भनेका कुनै पनि कुरा गर्न नचुक।”
- 14 यसर्थ हामानले वस्त्र अनि घोडा तयार पारे तिनले मोर्दैकैलाई वस्त्र पहिराई दिए। र तिनलाई शहरका चोक अनि सडकमा परीक्रमा गराए मोर्दैकैको अधि-अधि कराए, “त्यस मानिसलाई यसै गरिनेछ जसलाई राजाले सम्मान गर्न चाहनु हुन्छ।”
- 15 त्यस पछि मोर्दैकै राजाको द्वारमा फर्किए तर हामान आफ्नो घर तर्फ कुदे अनि लाजले आफ्नो शिर लुकाए।
- 16 तब हामानले आफ्नी पत्नी जेरेशलाई अनि आफ्ना साथीहरूलाई त्यहाँ भएको हरेक कुराको विवरण सुनाए। अनि उसका ज्ञानी साथीहरू र उसकी पत्नी जेरेशले उसलाई भने, “तिम्रो पतन जन्म-जात यह्दी मोर्दैकै समक्ष शुरू भयो त्यसकारण तिमी उसको विरुद्ध खडा हुन सक्दैनौं सँचैने तिमी उसको अधि पतन हुनेछौं अनि नष्ट हुनेछौं।”
- 17 तिनीहरू तिनीसँग कुरा गरिरहेको बेला राजाका मानिसहरू आइपुगे। तिनीहरूले हामानलाई एस्तरले प्रदान गरेको भोजमा लगे।

7

हामानलाई झुण्ड्याइयो

- 1 यसकारण राजा र हामान रानी एस्तर को भोजमा गए।
- 2 दोस्रो दिनमा जब राजाले दाखरस पिउँदै थिए उनले एस्तरलाई भने, “तिमी जे पनि निवेदन गर्छौं, रानी एस्तर गर, त्यो तिमीलाई प्रदान गरिनेछ। तिमी जे चाहन्छौं, आधा राज्य पनि तिम्रो लागि दिइन्छ, भन तिम्रो विन्ती के छ?”
- 3 अनि रानी एस्तरले जवाफ दिइनु, “यदि तपाईंले मलाई मन पराउनु हुन्छ भने, मलाई मेरो जीवन दिनुहोस यो मेरो निवेदन हो।
- 4 किनभने म र मेरा मानिसहरू विनाश हुन मारिन र ध्वंस गरिन बेचिएका छौं। यदि हामी कमरा स्वरूप मात्र बेचिएको भए म शान्त हुने थिएँ। म यस्तो तुच्छतामा राजालाई झन्डट दिने थिईन होला। म चुपचाप भए पनि हुनेथियो किनभने यस्तो अर्थ दासत्व सच्चाईले राजाले राजालाई दुखित नबनाएको भए पनि हुने थियो।”
- 5 अनि राजा अहासूरसले झर्केर रानी एस्तरलाई भने, “यो को हो अनि त्यो कहाँ बस्छ जसले यस्तो कुरा गर्ने भनि सोचन सक्छ?”
- 6 अनि एस्तरले भनिनु, “त्यो अभिन मान्छे, हाम्रो शत्रु यो दुष्ट हामान हो।”
- 7 हामान, राजा अनि रानी समक्ष भयभित भए।
- 8 अनि राजा क्रोधले उठे तिनी दाखरस छाडेर भोजबाट राजमहलको वाटीका मा गए। अनि हामान रानीसँग आफ्नो प्राणको भिक्षा मान्न उभिए, किनभने तिनले सोंचे राजाको टण्ड टुलो हुनेछ।
- 9 तब राजा बगैचाबाट भोजन कोठामा फर्किँदै थिए अनि तिनले हामानलाई एस्तर रानी पल्टिरहेको सोफामा लडिरहेका देखे। राजाले रिसाए भने, “म घरमा भएकै बेलामा तैले रानीलाई आक्रमण गरिरहेछस्।”
- 10 जब ती वचनहरू राजाको मुखबाट निस्किए राजाका नोकरहरूले हामानलाई बन्दी बनाए।
- 11 तब हर्बोना, राजाको समक्ष सेवा गर्ने एक जना नपुंसकले भने, “राजालाई सावधान गराउनेमानिस मोर्दैकैको निम्ति हामानले बनाएको 75 फीट अग्लो फाँसी हामानको छतमा खडा छ।”
- 12 राजाले भने, “त्यसलाई त्यो फाँसीमा झुण्ड्याऊ।”
- 13 यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दैकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।

8

यह्दी जातीलाई सहायता गर्ने राजाको आदेश

- 1 त्यस समयमा राजा अहासूरसले रानी एस्तरलाई यह्दीहरूको शत्रु हामानको घर प्रदान गरे। अनि मोर्दैकै राजाको समक्ष गए किनभने एस्तरले राजालाई मोर्दैकैसित उसको के सम्बन्ध थियो बताएकी थिई। (सम्बन्धको अर्थ मोर्दैकैले एस्तरलाई धर्म पुत्री रूपमा स्वीकार गरेको थियो।)
- 2 तब राजाले औठी फुकालेर जो तिनले हामानकोबाट फिर्ता लिएका थिए। अनि तिनले त्यो मोर्दैकैलाई दिए। तब एस्तरले मोर्दैकैलाई हामानको घरको जिम्मा दिइनु।

3 अनि एस्तरले राजाको पाउमा झुकेर सँदै भनिनु अगागी हामानको कुआदेश हटाइदिन राजासंग अनुरोध गरिनु हामानले जो षड्यन्त्र यह्दीहरूको विरुद्ध रचेका थिए।

4 अनि राजाले आफ्नो राजदण्ड एस्तर तर्फ फैलाए यसर्थ एस्तर राजाको समक्ष उभिइनु।

5 र तिनले भनिनु, “यदि राजालाई असल लाग्छ र मलाई मन पराउनु हुन्छ भने मेरो विन्तीलाई स्वीकार गरिदिनु हुन्छ अगागी हम्मादाताको छोरा हामानद्वारा लेखिएका ती षड्यन्त्रका पत्रहरू पल्टाउनका निम्ति एक आदेश लेखियोस ती पत्रहरू जो हामानले राजाका समस्त प्रदेशहरूमा भएका यह्दीहरूको अस्तित्व मेटाउनको निम्ति लेखेका थिए।

6 किनभने यदि मैले मेरा मानिसहरूले भोनु पर्ने त्यो यातना देखू पर्यो भने म कसरी सहन सक्छु! अनि यदि मैले मेरा कुलको विनाश देखू पर्यो भने कसरी सहनु?”

7 अनि राजा अहासूरसले रानी एस्तर र यह्दी मोर्दैकैलाई भने, “मैले हामानको घर एस्तरलाई दिएको छु। अनि तिनीहरूले हामानलाई फाँसीमा झण्डयाएकाछन्। हामानले यह्दीहरूलाई मार्ने प्रयास गरेका थिए।

8 अब राजाको अधिकारद्वारा यह्दीहरूको सम्बन्धमा तिमीहरूलाई जे असललाग्छ, तिमीहरू त्यो लेख। त्यसपछि त्यसलाई राजाको औंठी द्वारा लाल मोहर लगाई बन्द गर। अनि राजाको नाउँमा लेखेर राजाको औंठिद्वारा मोहर बन्द गरिएको आदेशलाई उल्टाउन सकिदैन।”

9 यसर्थ त्यति बेला तेस्रो महिमाको तेइसौं दिन, सिवानी महिनामा राजकिय लेखापालहरूलाई बोलाए अनि मोर्दैकैले भारतवर्ष देखि कुरादेश सम्मका 127 प्रान्तका शासक, राज्यपाल तथा न्यायपालहरूलाई दिइएको नयाँ आदेशहरू तिनीहरूको प्रत्येक जातिको लिपि, भाषा अनि यह्दीहरूको आफ्नो भाषा र लिपिमा लेखाइयो।

10 अनि मोर्दैकैले राजाको नाउँमा आदेश लेखे र त्यसलाई राजाबाट लाल मोहर लगाई बन्द गरे अनि घोडामा चढाएर पत्रहरू पठाइदिए यिनीहरू राजकिय घोडाहरू थिए।

11 राजाले हरेक शहरमा भएका यह्दीहरूका निम्ति जे अनुमति दिए मोर्दैकैले त्यही लेखे।

यह्दीहरूको साथ भेला हुने अनि आफ्नो जीवनको रक्षा गर्ने। जसले तिनीहरूलाई, तिनीहरूका केटा-केटीहरू अनि तिनीहरूका पतिहरू लाई आक्रमण गर्ने कुनै पनि मानिस वा प्रदेशका कुनै पनि सैनिकलाई नष्टगर्ने, अनि नाम निशान मेटाइदिने अनुमति दिए राजाले तिनीहरूका शत्रुका सामान लुट्ने तिनीहरूलाई अनुमति दिए।

12 राजा अहासूरसका समस्त प्रदेशमा बाह्रौं महिनाको, अदारको महिनाको तेह्रौं यो लागू गरिनु पर्ने थियो।

13 हरेक प्रदेशलाई आदेशको एक एक प्रति नियमको प्रतिलिपी दिनु पर्ने थियो। मानिसहरूलाई घोषणा गर्नु पर्थ्यो।

14 यसर्थ, त्यसदिन यह्दीहरू आफ्ना शत्रुहरू माथि बदला लिनलाई तयार रहनु पर्थ्यो। राज-अन्ध सवारहरू राजाको आदेश अनुसार सबै तयार थिए। व्यवस्था पनि श्शनको प्रसाद जिल्लामा प्रकाशित गरियो।

15 मोर्दैकैले नीलो अनि सेतो वस्त्रले बनाएको राजवस्त्र, पहिरेर, एक विशाल सुनौला मुकुट र सेतो सूतीवस्त्र अनि बैजनि वस्त्र पहिरेर मोर्दैकै राजाको उपस्थिबाट गए। अनि श्शन शहरका मानिस कराए र खुशी मनाए।

16 यह्दीहरूले त्यहाँ हँस आनन्द र अति नै खुशी मनाएका थिए।

17 अनि हरेक प्रदेशमा, हरेक शहरमा, अनि हरेक स्थानमा जहाँ राजाका आदेश अनि व्यवस्था सुनिए यह्दीहरूका निम्ति आनन्द मनाए अनि एक भोजको आयोजना गरी विदा गरे। अनि त्यो भूमिका हरेक मानिसहरू यह्दी हुनथाले किनभने यह्दीहरूको डर तिनीहरूमाथि परेको थियो।

9

यह्दीहरूको बिजय

1 बाह्रौं महिना (अर्थात आदरको महिना) को तेह्रौं दिनमा राजाको आदेश कार्यान्विन्नु गर्ने दिन आइपुग्यो त्यसदिन तिनीहरूमाथि यह्दीका शत्रुहरूले प्रभुत्व हासिल गर्ने दिनथियो, त्यसलाई उल्टाइयो जब यह्दीहरूले आफूलाई विरोध गर्नेहरू माथि प्रभुत्व हाँसिल गरे।

2 राजा अहासूरसको सबै प्रान्तहरूलाई प्रहार गर्न आफ्ना शहरहरूमा भेला भए। अनि तिनीहरूलाई चोट पुर्याउनेहरूको विरुद्ध युद्ध गर्न भेला भए। कसैले तिनीहरूलाई बाधा दिएनन्। किनभने तिनीहरू सित भयथिए थिए।

3 अनि प्रान्तहरूका समस्त अधिकारीहरू, हाकिमहरू र राज्यपालहरू अनि ती सबै जसले राजाको निम्ति काम गर्थे। यह्दीहरूलाई सहयोग गरेका थिए।

4 तिनीहरू मोर्दैकैसित डराएका थिए। किनभने मोर्दैकै राजा महलमा एक मुख्य व्यक्ति थिए, अनि समस्त प्रान्तमा तिनको प्रभाव अनुभव गरिएको थियो किनभने मोर्दैकैका धेरै भन्दा धेरै शक्तिशाली मानिसहरू थिए।

5 तब यह्दीहरूले तिनीहरूका शत्रुलाई मारेर नष्ट गरिदिए, तिनलाई तिनीहरूको तरवारहरूले नष्ट गरे। अनि तिनीहरूको विरोध गर्नेहरूसित तिनीहरूलाई जे इच्छा लाग्छ त्यही गरे।

6 अनि श्शनको प्रसाद जिल्लामा यह्दीहरूले 500 मानिसहरूलाई मारे।

7 तिनीहरूले पर्शन्दाता, दल्पोन, अस्पता,

8 पोराता अदल्या, अरीदाता,

9 पर्मशर, अरिषी, अरिदी अनि बैजाता।

10 हम्मादाताका छोरा, यह्दीहरूका शत्रु हामानका दशजना छोराहरूलाई पनि मारे। तर तिनीहरूले कुनै सर-सामान लुटेनन्।

11 त्यस समयमा श्शनको प्रसाद जिल्लामा मारीएका मानिसहरूको संख्या राजालाई बताइयो।

12 अनि राजाले रानी एस्तरलाई भने, “श्शनको प्रसाद जिल्लामा यह्दीहरूले दशजना हामानको छोराहरू लगाएत 500 जना मानिसहरूलाई मारे। राजाका अन्य प्रान्तहरूमा तिनीहरूले के गरे तिमी सुन्न चाहन्छी? जे सुके तिमी माग्छी त्यो मञ्जूर गरिनेछ। अनि तिमीले अरुनै कुराहरू चाहे पनि त्यो पूरा गरिनेछ।”

13 अनि एस्तरले भनिनु, “यदि राजालाई असल लाग्छ भने श्शनमाबसे यह्दीहरूलाई आज तिनीहरूले जे गरे भोली फेरी त्यसै गर्ने अनुमति दिनुहोस अनि हामानका दशजना छोराहरूलाई फाँसीमा झण्डयाइयोस।”

14 फेरि एस्तरले भने अनुसार-राजाले त्यसै गर्ने आदेश दिनु भयो, अनि श्शनमा विधान घोषणा गरियो। तिनीहरूले हामानका दशजना छोराहरूलाई झण्डयाइदिए।

15 अनि श्शनमा भएका यह्दीहरू फेरी भेला भए आदात महिनाको चौधौं दिनमा श्शनमा तिनीहरूले 300 जना मानिसहरूलाई मारे। तर तिनीहरूले कुनै लुट-पाट गरेनन्।

16 अनि बाँकी अन्य यहदीहरू, जो राजाका प्रदेशहरूमा बस्थे, आफ्नो जिवनको सुरक्षा गर्न, शत्रुहरूबाट विश्राम पाउन, आफ्ना विरोधीहरू जम्मा 75,000 लाई मार्नका निम्ति एकत्रित भएका थिए। तर तिनीहरूले केही लुट-पाट गरेनन्।

17 यो घटना प्रदेशहरूमा अदार महीना को तेह्रौँ दिनमा घड्यो अनि चौधौँ दिनमा तिनीहरूले विश्राम लिए। अनि तिनीहरूले त्यस दिन भोज अनि समारोहको दिन तुल्याए।

पूरीमको उत्सव

18 तर यहदीहरू जो श्रानमा थिए तिनीहरू महिनाको तेरौँ अनि चौधौँ दिनमा स्वयंलाई रक्षा गर्न एकत्रीत भएका थिए। त्यसपछि तिनीहरूले पन्ध्रौँ दिनमा विश्राम गरे त्यसलाई भोज अनि उत्सवको दिन तुल्याए।

19 यसले गर्दा बस्तीतिर शहरहरूमा बसे यहदीहरूले अदार महिनाको चौधौँ दिनलाई समारोह अनि भोजको हँषित दिन तुल्याए अनि हरेकले उपहारहरूको आदान-प्रदान गरे।

20 अनि मोदैकैले यी घटनाहरूको विषयमा लेखे अनि तिनले राजा अहासरसका सबै प्रदेशहरू नजिक वा टाढा बसे सबै यहदीहरूलाई पत्र पठाए।

21 तिनले तिनीहरूका निम्ति अदार महिनाको चौधौँ अनि पन्ध्रौँ दिनलाई वर्षे पिच्छे विदाको रूपमा पालन गर्ने पदार्थ-रेखा स्थायी गर्नु भनी पत्रमा लेखे।

22 यी विदाहरूलाई त्यो दिन विदाको रूपमा अलग गरियो जब यहदीहरूले आफ्ना शत्रुहरूबाट विश्रामपाए, त्यो महीना तिनीहरूको शोकबाट खुशीको समारोहमा परिवर्तन भयो अनि त्यो दिन तिनीहरूको स्वाई खुशीयालीको दिनमा परिवर्तनभयो। यी दिनहरूलाई भोज अनि समारोहको दिन, उपहार आदान-प्रदान गर्ने दिन, अनि गरीबहरूलाई दान गर्ने दिन तुल्यउन अलग गरियो।

23 यसर्थ तिनीहरूले भर्खै शुरू गरेको विदाको दिनलाई मोदैकैले जे गर्नु भनि तिनीहरूलाई लेखेर दिएका थिए, त्यही रूपले मनाउन यहदीहरू सहमत भए।

24 अगामी हम्मादाताका छोरा, समस्त यहदीहरूका शत्रु हामानले यहदीहरूको अस्तित्व मेटाउनले षडयन्त्र गरेका थिए। अनि तिनले “पूरीम” अर्थात् चिन्ना पनि गरेका थिए, तिनीहरूलाई धम्किदिन र तिनीहरू को अस्तित्व मेटाऊन।

25 तर जब एस्त राजाको समझ गडन। तिनले भने, “त्यो लेखिए को जस्तै तिनले यहदीहरू प्रति योजना गरेका नराप्नो काम तिनी प्रतिनि गरियोस अनि तिनीहरूले तिनका छोराहरूलाई फौसीमा झुण्डयाओस।”

26-27 त्यसर्थ मानिसहरूले ती दिनहरूलाई “पूरीम” भने “पूरीम” नाउँको कारण किनभने मोदैकैले पठाएको पत्रहरूमा भएका प्रदर्श-रेखा, यस घटनासंग सम्बन्धि थिए। तिनीले देखे र तिनीहरूमाथि प्रायके घटयो त्यस कारण यहदीहरूले आफु स्वयंमका निम्ति अनि आफ्ना कुलहरूका निम्ति र तिनीहरूका समस्त सन्तानहरूका निम्ति अनि जो जति व्यक्ति तिनीहरूसित मिल्छन् विदाको प्रदर्श-रेखालाई अभि पुष्टिगरे र स्वीकार गरे। प्रत्येक वर्ष निर्धारित समयमा व्यवस्थाद्वारा तोकिएका यी दुइ दिन विदा मनाउन कोही पनि चुक्नु पाउने छैनन्।

28 यो दिन प्रत्येक प्रान्त, प्रत्येक शहरभरि प्रत्येक वंश तथा पुस्ताले सम्झना गर्छन अनि मनाउँछन्। यी दुई दिन मनाउनु कहिल्यै पनि रोकिनु हुँदैन। यी दुई विशेष दिनको महत्व यहदीहरूले आफ्ना सन्तानहरूलाई भन्न बिराउनु हुँदैन।

29 तब अबीहेलकी अनि यहदी मोदैकैकी छोरी रानी एस्तले पूरीमको विषयमा पूर्ण अधिकार सहित देस्रो पत्र लेखिन।

30 अब मोदैकैले सबै यहदीहरूलाई जो राजा अहासरसका 127 प्रान्तहरूमा बस्थे शान्ति र सुरक्षाको बधाई पत्रहरू पठाए।

31 मोदैकैले ती विदाको निम्ति उचित समय तय गर्नका निम्ति पत्रहरू पठाएका थिए। जसरी यहदी मोदैकै अनि एस्तले तिनीहरूमाथि गुण लगाएका थिए। जसरी तिनीहरूले तिनीहरू स्वयंमाथि र तिनीहरू का सन्तानहरू माथि उपवास बसे अनि खुबै विलाप गर्ने निर्देशन दिएका थिए।

32 अनि एस्तको वचनले पूरीमा उत्सवको प्रदर्श-रेखा निर्धारित गर्यो अनि ती पुस्तकमा लेखिए।

10

मोदैकैलाई इज्जत गरे

1 त्यसपछि राजा अहासरसले भूमि र समुद्र उपकुल माथि तिरो लगाए। अनि हरेक शक्तिशाली र महान कर्म राजा अहासरसले गरे।

2 अनि मोदैकैका महानकार्यको विवरण, जसलाई राजाले पदोन्नति प्रदान गरेका थिए ती मेदिया अनि फारसका राजाहरूका इतिहासमा लेखिएका छन्। साँच्चे यहदी अनि मोदैकै राजा अहासरसका दोस्रो राजा थिए।

3 तिनी प्रभावशाली अनि तिनलाई सबै यहदीहरू खुबै मन पराएका व्यक्ति थिए। तिनी आफ्ना मानिसहरूको कल्याण चाहन्थे अनि आफ्ना सबै सन्तानहरूका निम्ति शान्तिको सन्देश प्रदान गर्न चाहन्थे।

अय्यूबको पुस्तक

असल मानिस अय्यूब

1 अय्यूब नाउँ भएको एकजना मानिस ऊज मुलुकका वासिन्दा थिए। अय्यूब एकजना असल र ईमान्दारी मानिस थिए। अय्यूबले परमेश्वरलाई आदर गर्थे र तिनी खराब कर्महरूबाट पर सर्थे।

2 अय्यूबका सात भाई छोराहरू र तीन बहिनी छोरीहरू थिए।

3 अय्यूबको आफ्नै 7,000 भेडाहरू, 3,000 ऊँटहरू, 1,000 साँढेहरू र 500 गधाहरू थिए। उनको धेरै नोकर चाकरहरू थिए। अय्यूब पूर्वतिरका एक धनी मानिस थिए।

4 अय्यूबका छोराहरूले पालेपालो गरेर आफ्ना घरहरूमा प्रीतीभोजहरू दिने गर्थे, अनि तिनीहरूले आफ्ना बहिनीहरूलाई निमंत्रणा गर्थे।

5 तिनीहरूको भोजपछि अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र परमप्रभुप्रति समर्पित गराउँथे। उसले यो काम बिहान चाडै उठेर र प्रत्येक नानीहरूका लागि एउटा बलि चढाए गर्थे। अय्यूबले यस्तै गरे किनभने उनी आफैले सोच्ये, “हुन सक्छ असावधानीको कारण मेरो छोरा र छोरीहरूले गुन तरिकारले केही गल्ती गरेर परमेश्वरलाई सरापे।” अय्यूबले यी सबै सधैं गर्ने गर्थे।

6 एक दिन स्वर्गदूतहरू* परमप्रभुसँग भेट्ने दिन आयो। त्यहाँ ती स्वर्गदूतहरूसँग शैतान† पनि थियो।

7 परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस?”

शैतानले परमप्रभुलाई जवाफ दियो, “म पृथ्वीकै वरिपरि घुमिरहेको थिएँ।”

8 तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैले मेरो दास अय्यूबलाई देखिस? यस पृथ्वीमा ऊ जस्तो कुनै मानिस छैन। अय्यूब एक असल र इमान्दार मानिस छ। उसले परमेश्वरको आराधना गर्छ र नाराणा कामहरूदेखि सधैं टाढो रहन्छन।”

9 शैतानले जवाफ दियो, “निश्चय! तर परमेश्वरलाई आराधना गर्न अय्यूबसँग एक खास कारण छ।

10 तपाईंले सधैं उसको परिवार, उसलाई र उसँग भएका चीजहरूको रक्षा गर्नुहुन्छ। उसले गरेका सबै कार्यहरू तपाईंले सफल पार्नुहुन्छ। हो, ऊमाथि तपाईंको आशिष रहेको छ। उ यति सम्पन्न छ कि सारा मुलुकभरि उसको आफ्नै साँढे, ऊँट, र भेडाका बथानहरू फैलिएका छन्।

11 तर यदि तपाईंले उसँग भएका सारा कुराहरू नष्ट गरिदिनु भयो भने, म दृढता पूर्वक भन्छु कि उसले तपाईंलाई तपाईंकै सामु सराप्नेछ।”

12 परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूबसँग भएका जे पनि कुराहरूमाथि तँ जे चाहन्छस गर। तर उसको शरीरलाई चोट नपुर्‍या।”

तब शैतान परमप्रभुदेखि टाढा गयो।

अय्यूबले सारा चीजहरू गुमाउँछ

13 एकदिन, अय्यूबका छोरा-छोरीहरू आफ्ना जेठा दाज्यूको घरमा खोंदै अनि दाखरस पिउँदै उत्सव मनाइरहेका थिए।

14 तब एकजना सन्देश-वाहक अय्यूबकहाँ आए र भने, “साँढेहरूले जोतिरहेका थिए र गधाहरूले छेउमा नै घाँस खाइरहेका थिए।

15 शबाईका मानिसहरूले हामीमाथि आक्रमण गरे अनि तपाईंका पशुहरू लगे। ती मानिसहरूले अन्य नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

16 त्यो सन्देश-वाहक बोलिरहेकै बेला अर्को सन्देश-वाहक अय्यूबकहाँ आई पुग्यो। त्यो दोस्रो सन्देश-वाहकले भन्यो, “आकाशबाट आएको चढाडले तपाईंको सारा भेडाहरू र नोकरहरू मार्यो। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

17 त्यो सन्देश-वाहक बोलिरहेको बेला अर्को सन्देश-वाहक आई पुग्यो। त्यो तेस्रो सन्देश-वाहकले भन्यो, “कल्दीहरूले तीन सैन्यदलहरू पठाए। तिनीहरूले हामीमाथि आक्रमण गरे अनि सारा ऊँटहरू लगे। तिनीहरूले नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

18 तेस्रो सन्देश-वाहक बोलिरहेकै बेला, अर्को सन्देश-वाहक त्यहाँ आई पुग्यो। त्यो चौथो सन्देश-वाहकले भन्यो, “तपाईंका जेठा छोरोको घरमा तपाईंका अन्य छोरा-छोरीहरूले खाइरहेका र दाखरस पिइरहेका थिए।

19 तब एक जोडदार हावा मस्भूमिबाट अचानक चल्‍यो र त्यसले घर धराशायी पारिदियो। त्यो घर तपाईंका छोरा-छोरीहरूमाथि बज्रयो, अनि तिनीहरू सबैजना मरे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

20 जब अय्यूबले ती सबै खबरहरू सुने आफ्नो दुःख र उदासीनता प्रकट गर्नका लागि उनले आफ्ना लुगाहरू च्याते अनि केश खौरियो। तब अय्यूब भईमा घोप्टो परेर परमेश्वरलाई दण्डवत गरे।

21 उनले भने:

“जब म यस संसारमा जन्मको थिएँ,

म नाङ्गै थिएँ, अनि मसँग केही पनि थिएन।

जब म मर्छु अनि यो संसार छाडेर जान्छु,

म नाङ्गै नै जानेछु, अनि मसँग केही रहनेछैन।

परमप्रभुले दिनुभयो,

अनि परमप्रभुले लानु भयो।

परमप्रभुको नाउँको प्रशंसा होस्।”

22 ती सारा कुराहरू घटे, तर अय्यूबले केही गल्ती काम गरेनन्। जे भयो त्यसको लागि अय्यूबले परमेश्वरलाई दोष दिएनन्।

2

शैतानले अय्यूबलाई फेरि सतायो

1 अर्को दिन स्वर्गदूतहरू परमप्रभुसित भेट गर्न आए। शैतान पनि परमप्रभुसित भेट गर्न आयो।

2 परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस?”

* 1:6: स्वर्गदूतहरू शाब्दिक अर्थ “परमेश्वरका छोराहरू” हो। † 1:6: शैतान अर्थ “दोष लाउने” हो। शैतानको अर्को नाउँ “दियाबलस”, “दुष्ट आत्मा” वा “शत्रु” पनि हुन्छ।

शैतानले जवाफ दियो, “म पृथ्वी वरिपरि घुमरेको थिएँ।”

3 तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैले मेरो दास अय्यूबलाई कुतै देखिस? अय्यूब जस्तो यस पृथ्वीमा अन्य कोही मानिस छैन। अय्यूब एक असल र ईमान्दारी मानिस हो। उसले परमेश्वरको आराधना गर्दछ र अशिष्ट कुराहरू गर्न देखि टाढा बस्छ। तैले मलाई उसित भएको प्रत्येक चीज कुनै कारण बिना ध्वंस पार्ने सुझाव दिएता पनि अझ उसले सही काम नै गर्छ।”

4 शैतानले जवाफमा भन्यो, “चामको साटो चामलाई! एउटा मानिसले आफ्नो जीवन रक्षा गर्नका लागि सारा कुरा प्रदान गर्दछ।

5 यदि तपाईंले आफ्नो शक्ति उसको शरीरलाई चोट पुर्याउनु भयो भने, तब उसले तपाईंको मुखकै सामुने तपाईंलाई सराने छ।”

6 यसकारण परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूब तिप्रो अर्धीनमा छ। तर उसलाई मार्ने अनुमति भने तैलाई छैन।”

7 तब शैतान परमप्रभुबाट विदा भयो। शैतानले अय्यूबलाई कष्टमय घाउहरू गराई दियो। पीडामय घाउहरू अय्यूबका खुट्टा देखि टाउकोसम्म शरीरभरि थियो।

8 यसैले जहाँ खरानी थुपारिएको थियो त्यहाँ अय्यूब बसे। माटोको खपेटा लिएर आफ्नो घाउहरू कन्याउन थाले।

9 अय्यूबको पत्नीले उसलाई भनी, “अझ तपाईं परमेश्वरप्रति इमान्दार हुनुहुन्छ? किन तपाईं परमेश्वरलाई सरापिर् गर्नु हुन्न!”

10 अय्यूबले आफ्नो पत्नीलाई जवाफ दिए, “तिमी एक मूर्ख आईमाई जस्तै बोल्दैछौ। परमेश्वरले हामीलाई असल कुराहरू दिनुभयो, अनि हामीले तिनीहरू ग्रहण गर्यौं। यसकारण हामीले संकटहरू पनि ग्रहण गर्नपर्छ।” नाना किसिमका घटनाहरू घटे। तर अय्यूबले पाप काम गरेनन्। उनले परमेश्वरको विरुद्ध बोलेनन्।

अय्यूबका तीनजना साथीहरू उनलाई भेट्न आउँदछन्

11 अय्यूबका तीनजना साथीहरू थिए। तेमानीका एलीपज, बिल्ददबाट शूही अनि नमातीबाट सोपर। ती तीनजना साथीहरूले अय्यूबमाथि जो आपतहरू घटेका थिए ती सबै सुने। तिनीहरूले आफ्ना घरहरू छाडे अनि एक-अर्कालाई भेटे। आफ्ना सहानुभूति देखाउनु र सान्त्वना दिनका लागि अय्यूबलाई तिनीहरूले एक साथ भेट्न राजी भए।

12 जब तिनीहरूले अय्यूबलाई टाढाबाट देखे, तिनी अय्यूब नै थिए भन्ने निश्चय भएन तिनी अर्कै देखिन्थे। तिनीहरू चिच्याउँदै रून थाले। आफ्ना दुःख र उदासीनता देखाउनका लागि तिनीहरूले आफ्ना लुगाहरू च्याते, धूलोमैलो टाउकोमाथि हावामा उडाए।

13 तब ती तीनजना साथीहरू अय्यूबसँग सात दिन सात रातसम्म भूईंमा बसे। तिनीहरू कसैले पनि अय्यूबलाई एक शब्द पनि भनेनन् किनभने तिनीहरूले अय्यूबलाई सही नसक्ने पीडाले प्रस्त पारेको बुझे।

3

आफू जन्मेको दिनलाई अय्यूबले सराफछ

1 तब अय्यूबले आफ्नो मुख खोले अनि आफू जन्मेको दिनलाई धिक्कान लागे।

2 उनले भने,

3 “म जन्मेको जुन दिन थियो त्यो सधैंको लागि लोप होस्।

अनि जुन रात तिनीहरूले मलाई ‘त्यो केटो हो?’

भने त्यो रात पनि हराओस् भन्ने म कामना गर्छु।

4 म त्यो रात अन्धकारै रहोस् भन्ने कामना गर्दछु।

परमेश्वरले त्यो दिन भुल्नु भन्ने कामना राख्दछु।

त्यो दिनमा प्रकाश नपरोस् भन्ने कामना गर्दछु।

5 म कामना गर्छु कि त्यो दिन मृत्यु झैं अँध्यारो होस्।

बादलले त्यो दिनलाई ढाकिदियोस् भन्ने कामना गर्दछु।

म कामना गर्छु कालो बादलहरूले म जन्मेको दिनको उज्यालालाई झसंग पारिदिन सकोस्।

6 निष्पट अन्धकारले त्यो रात राखोस्।

त्यो रातले त्यस वर्षको फन्चाङ्गामा जग्गा नपावोस्।

त्यो रात कुनै पनि महीनामा नपारियोस्।

7 त्यो रात रित्तो रहोस्।

कुनै खुशीका होहल्ला त्यो रातमा नसुनियोस्।

8 कतिपय जादुवालाहरूले सधैं लिब्यातनलाई* जगाउनु चेष्टा गरिरहेका छन।

यसकारण तिनीहरूका श्रापहरू तिनीहरूलाई भन्न देऊ

अनि म जन्मेको दिनलाई श्रापित पारिदेऊ।

9 त्यो प्रातः कालको तारा अन्धकारमा रहोस्।

त्यो रातले बिहानलाई पखिरहेको होस् तर त्यो प्रकाश कहिल्यै नआवोस्।

यसले सूर्यको प्रथम किरणसम्म नदेखोस्।

10 किन? किनभने त्यस रातले म जन्मनु मलाई रोकेन।

त्यो रातले ती दुःख संकटहरू हेर्न मलाई रोकेन।

11 म जन्मदा नै किन मरिन?

किन म गर्भमा नै तुङ्गन?

12 किन मेरी आमाले मलाई धुँडामाथि राखिन?

किन मेरी आमाले मलाई दूध खुवाइन?

13 यदि म जन्मेकै दिन मेरेको भए

म अहिले विश्राममा हुने थिएँ।

म गहन निद्रामा परेको हुन्थे।

* 3:8: लिब्यातन सम्भवत दूलो शार्क, डेल अथवा गोही छे, कैयी पल्ट लेखहरूमा उद्धृत गरिएको काल्पनिक “सामुद्रिक राक्षस” वा “दैत्य”।”

- 14 आरामसंग ती राजाहरू एवं ज्ञानी पुरुषहरूसंग रहन्थे जो विगतमा यस पृथ्वीमा थिए।
ती मानिसहरूले आफ्ना लागि ठाउँहरू बनाए ती अहिले ध्वंश र शेष भइसकेको छ।
- 15 म ती शासकहरूसँगै दफनाइयोस
जसले आफ्ना चिहानहरू सुन र चाँदीहरूले भरेका थिए।
- 16 किन म आमाको गर्भमा नै तुझै?
म त्यस्तो बालक हुन चाहन्थे
जसले दिनको उज्यालो नै देख्न पाएन।
- 17 दुष्ट मानिसहरू जब चिहानभित्र हुन्छन् तब कुकर्महरू बन्द गर्छन्।
अनि जो मानिस थकित हुन्छ उसले चिहानमा विश्राम पाउँछ।
- 18 कैदीहरूलेसम्म मोक्षा पाउँछन्,
तिनीहरूले आफ्ना पालेहरूका चित्कारहरू सुन्ने छैनन्।
- 19 सबै प्रकारका मानिसहरू चिहानमा छन्, अति महत्वपूर्ण मानिसहरू अनि साधारण मानिसहरू
अनि दास पनि आफ्नो मालिकबाट मुक्त हुन्छन्।
- 20 “किन पीडित मानिसहरू मात्र सधैं बाँच्ने पछे?
जसको मन तीतो छ त्यस्ता मानिसलाई किन जीवन दिनु?
- 21 त्यो मानिस मर्न चाहन्छ तर मृत्यु आउँदैन।
त्यस दुःखी मानिसले मृत्युलाई गाडघन भन्दा पनि ज्यादा खोज्छ।
- 22 ती मानिसहरू आफ्ना चिहान पाउँदा खुशी हुनेछन्।
ती मानिसहरू आफ्ना चिहान पाउँदा प्रफुल्लित हुनेछन्।
- 23 तर परमेश्वरले तिनीहरूका भविष्यलाई गुप्त राख्नुहुन्छ
अनि तिनीहरूका सुरक्षाका निम्ति चारैतिर पर्खालहरू निर्माण गर्नुहुन्छ।
- 24 जब खाने बेला हुँदछ, म शोक अनुभव गर्छु।
मेरा गुनासोहरू पानी झै बग्छन्।
- 25 जुन कुराहरूसित म डराउँथे मलाई त्यही भयो,
अनि जेसित म अति डराउथे त्यही ममाथि पर्यो।
- 26 म चुप लाग्न सक्दिनँ।
म विश्राम लिन सक्दिनँ।
म शान्त रहन सक्तिन मेरो सन्तापले मलाई छोपि रहन्छ।”

4

एलीपजका भाषण

1 तब तेमानीका एलीपज बोले:

- 2 “यदि मैले केही भने के तिमी रिसाउँदैनौ?
जुन नभनी म रहन सक्तिनँ।
- 3 अथर्व तिमीले धैरेजना मानिसहरूलाई शिक्षा दियो।
तिमीले कमजोर हातहरूलाई बलवान बनायो।
- 4 तिमीले वचनहरूले मानिसहरूलाई मद्दत गर्यो जो पतन हुनलाई तयार थिए।
तिमीले मानिसहरूलाई बल दियो जो स्वयं उभिन सक्तैन थिए।
- 5 तर अहिले तिमीमाथि कष्टहरू आए
अनि तिमी हतास भयो।
कष्टले तिमीलाई छुन्छ
अनि तिमी हतास हुन्छौ।
- 6 तिमीले परमेश्वरलाई आराधना गर्छौ।
तिमीले उहाँमाथि भरोसा गर्दछौ।
तिमी एकजना असल मानिस हो।
यसकारण ती तिघ्रा आशा बनोस।
- 7 अथर्व यस विषयमा सोच: निर्दोष मानिसहरू कहिल्यै पनि ध्वंश भएका छैनन्।
असल मानिसहरू कहिल्यै ध्वंश हुँदैनन्।
- 8 मैले कतिपय संकटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ।
तर तिनीहरू नै सधैं दण्डित हुन्छन्।
- 9 परमेश्वरको सरापले ती मानिसहरूलाई मार्दछ।
परमेश्वरको क्रोधको रापले तिनीहरू नाश हुँदछन्।
- 10 दुष्ट मानिसहरू सिंहहरू जस्तै गर्जन्छन् र झँकिन्छन्।
तर परमेश्वरले ती दुष्ट मानिसहरूलाई तहमा ल्याउनु हुन्छ अनि तिनीहरूका दाँतहरू भाँचिदिनु हुन्छ।
- 11 हो, ती दुष्ट मानिसहरू सिंहहरू जस्तै हुन्छन् जसले शिकार मार्नलाई भेट्दैनन्।
तिनीहरू मछन अनि तिनीहरूका डम्महरू छरपष्ट हुन्छन्।

- 12 “गुमरूपमा एउटा खबर मकहाँ ल्याइयो।
मेरो कानहस्तले त्यसका कानेरुखी पक्रिए।
- 13 मेरो रातको सपनाहरू बीचमा
मानिसहरू निद्रामा हुन्छन्,
- 14 म त्रासित भएँ, अनि कामे।
मेरो सबै हाडहरू कामे।
- 15 एउटा मन्द हावाले मेरो अनुहारलाई छोए गयो।
मेरा शरीरको रौं ठाडो भए।
- 16 त्यो आत्मा त्यहाँ उभियो,
तर त्यो के थियो मैले देख्न सकिनँ।
एउटा आकार मेरो आँखाको सामने उभियो,
अनि त्यहाँ चकमन्न भयो,
तब मैले एउटा अत्यन्त मधुर स्वर सुनें:
- 17 “एकजना मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन।
मानिस आफ्नो सृष्टिकर्ता भन्दा पवित्र हुन सक्तैन।
- 18 हेर, परमेश्वरले आफ्नै स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न।
परमेश्वरले आफ्ना स्वर्ग दूतहरूका समस्याहरू देख्नुहुन्छ।
- 19 यसकारण मानिसहरू निश्चय नै खराब हुन्छन्।
मानिसहरू माटाको घरमा बस्दछन्।
ती माटाका घरहरूको जग फोहरमा हुन्छ।
कीरा फटेङ्गाहरू भन्दा तिनीहरू सजिलै किच्छिए मर्छन्।
- 20 मानिसहरू विहानदेखि बेलुकीसम्म मर्छन् अनि कसैलाई पनि थाहा हुँदैन।
तिनीहरू मर्छन् र सदाको लागि अल्पिन्छन्।
- 21 यदि तिनीहरूको पालको डोरी तानियो भने
मर्ने कारण थाहा नपाई तिनीहरू मर्ने छैनन् र ”

5

- 1 “अव्युत्, यदि तिमी चाहन्छौ भने डाकी पठाऊ तर कसैले पनि तिमीलाई जवाफ दिनेछैन।
कुन पवित्र पुरुषले तिमीलाई फर्काउनेछ?
- 2 मूर्ख मानिसको क्रोधले उसलाई नै मार्नेछ।
सरल मानिसको उग्र आवेशले उसलाई नै मार्नेछ।
- 3 मैले एकजना मूर्ख मानिसलाई देखेँ।
उसले आफू सबै सुरक्षित मान्थ्यो तर अचानक उसको घर श्रापित भयो।
- 4 उसको नानीहरूलाई सहयोग गर्ने त्यहाँ कोही थिएन।
अदालतमा उनीहरूका पक्षमा बोलीदिने कोही थिएन।
- 5 भोका मानिसहरूले उसको सबै अन्नहरू खाइदिए, ती भोका मानिसहरूले काँढाहरू मात्र उप्रेका सबै अन्नहरूसम्म लगिदिए
तिनीहरूमा जे जति थिए लोभी मानिसहरूले सबै लगिदिए।
- 6 दुःख फोहरबाट आउँदैन।
संकटहरू भूमिबाट उम्रिन्दैन।
- 7 तर आगोबाट उडेको फिलंगो जतिकै
मानिस संकट लिनलाई नै जन्मन्छ।
- 8 तर अव्युत्, यदि म तिमी भएको भए, म परमेश्वरपट्टि फकिने थिएँ
अनि आफ्ना समस्याहरूका बारेमा उहाँलाई भन्ने थिए।
- 9 हाम्रो बुझ्ने शक्ति बाहिर परमेश्वरले अलौकिक कर्महरू गर्नुहुन्छ।
चमत्कारी कर्महरू गर्न उहाँले कहिल्यै रोकिनु हुन्न।
- 10 परमेश्वरले पृथ्वीमा वर्षाहरू पठाउनु हुन्छ।
उहाँले खेतहरूमा पानी पठाउनु हुन्छ।
- 11 परमेश्वरले नम्र मानिसलाई माथि उठाउनु हुन्छ,
अनि उहाँले दुःखी मानिसलाई सुरक्षित राख्नु हुन्छ।
- 12 परमेश्वरले धूर्त र दुष्टहरूका युक्तिलाई विफल पारिदिनु हुन्छ,
यसकारण तिनीहरूले सफलता पाउँदैनन्।
- 13 परमेश्वरले ज्ञानी मानिससम्मलाई तिनीहरूको आफ्नै पासोमा समात्नुहुन्छ।
यसैले ती धूर्तपूर्ण योजनाहरू सफल हुँदैनन्।
- 14 ती चतुर मानिसहरू दिउँसै पनि जतातै ठोक्कर खान्छन्
मध्य दिनको बेलामा पनि तिनीहरू अन्धकारमा बाटो खोज्दै हिंड्ने मानिस जस्तो हुनेछ।
- 15 परमेश्वरले दरिद्र मानिसहरूलाई मृत्युबाट पनि जोगाउनु हुन्छ।
उहाँले गरीब निरीह मानिसहरूलाई शक्तिशालीहरूबाट जोगाउनु हुन्छ।
- 16 यसकारण गरीब मानिसहरूले आशा गर्छन्।
उहाँले दुष्टकर्मको मुख थुनिदिनु हुन्छ।
- 17 त्यो मानिस धन्यको हो, जब परमेश्वरले उसलाई सुमार्ग बताउनुहुन्छ।

- यसैले गुनासो नगर जब सर्वशक्तिमान परमेश्वरले तिमीमाथि अनुशासन गर्नुहुन्छ।
- 18 परमेश्वरले दिनुभएको घाउहरूमा
मलमपट्टी गरिदिनुहुन्छ।
उहाँले कसैलाई चोट पुर्याउनु सक्नुहुन्छ
तर उहाँकै हातहरूले नै निको पार्नुहुन्छ।
- 19 उहाँले तिमीलाई छःपल्ट संकटहरूबाट बचाउनु हुनेछ।
हो, सातपल्ट दुर्घटनाहरू हुँदा पनि तिमीलाई छुने छैन।
- 20 जब त्यहाँ अनिकाल आईपर्छ
परमेश्वरले तिमीलाई मृत्युबाट जोगाउनु हुन्छ।
अनि जब त्यहाँ युद्ध हुँदछ
परमेश्वरले तिमीलाई मृत्युबाट जोगाउनु हुन्छ।
- 21 जब मानिसहरूले तिमी निन्दा गर्छन
परमेश्वरले तिमी रक्षा गर्नु हुन्छ।
अनि यस्तो हुदाँ तिमी विनाश हुन्छ भनी
डराउनु पर्दैन।
- 22 तिमी विनाश र अनिकाल देखेर हँसे छौ।
तिमी जङ्गली जनावरहरूदेखि भयभीत हुने छैनौ।
- 23 खेतका ढुङ्गाहरूसित तिमी वाचा बाँधिएको छ।
जङ्गली जनावरहरू तिमीसंग शान्ति साथ रहनेछन।
- 24 तिमी घरमा शान्ति रहेको
तिमीले चाल पाउनेछौ।
तिमीले आफ्नो सम्पत्ति गन्नेछौ
अनि कुनै पनि चीज हराएको हुनेछैन।
- 25 तिमी धेरै नानीहरू हुनेछन।
तिनीहरू घाँसका पातहरू झै प्रशस्त हुनेछन।
- 26 तिमी त्यो गहूँ जस्तै हुनेछौ जुन बाली काटिने बेलासम्ममा उब्जनेछ।
हो, तिमी बृद्धवस्थासम्म बाँच्नु पर्नेछ।
- 27 “अथर्व, हामीले ती कुराहरूका अध्ययन गरेका छौ अनि हामी जान्दछौ।
यसकारण अथर्व, ध्यान दिएर सुन, अनि तिनीहरूबाट तिमी आफैँ सिक।”

6

अथर्वले एलीपजलाई जवाफ दिदछ

- 1 तब अथर्वले जवाफ दिए:
- 2 “यदि मेरो पीडाहरू ओजन गर्न सक्ने भएता
अनि मेरो सबै संकटहरू तराजुमा जोखिन सक्ने भएता।
- 3 मेरो दुःख म यता समुद्रहरूमा भएका बालुवाभन्दा गहूँङ्ग हुनेथ्यो।
यसैले मेरो वचनहरू अर्थहीन प्रतीत हुन्छ।
- 4 सर्वशक्तिमान परमेश्वरको काँडहरू ममाथि छन्।
मेरो आत्मा ती काँडहरूदेखि विषको अनुभव गर्दछु।
परमेश्वरका डरलाग्दा हतियारहरू मेरो विरुद्धमा लस्कर लागेका छन्।
- 5 जब कुनै दुर्घटना घटेको छैन। तिमी शब्दहरू भन्नुलाई सजिलो छ।
जंगली गधाले पनि गुनासो गर्दैन। जब त्यहाँ उसलाई खान घाँस छ
अनि गाईले गुनासो गर्दैन जब त्योसँग खाद्य छ भने।
- 6 नून विनाको भोजनको स्वाद असल हुँदैन
अनि अण्डाको सेतो खोस्टाको कुनै स्वाद हुँदैन।
- 7 यस प्रकारको खाद्य खान अस्वीकार गर्छु। यस्ता भोजनले मलाई अस्वास्थ्य पार्छ।
अनि तिमी कुराहरू त्यस्तै छन्।
- 8 “हाय! मैले जे मागें त्यो पाउँन सक्ँ।
म कामना गर्छु मैले चाहेको जे छ परमेश्वरले दिनुहुनेछ।
- 9 म कामना गर्छु परमेश्वरले मलाई श्राप दिउन,
केही अघि बढेर मलाई मारुन।
- 10 अनि यदि उहाँले मलाई मारुनु भने म एउटा कुरामा आश्वासित हुनेछु।
म एउटा कुरामा खुशी हुनेछु।
अनेकौँ पीडाहरू भए पनि मैले परमेश्वरको आज्ञा अमान्य कहिल्यै गरेको छैन।
- 11 “मेरो बल गयो यसैले मसित बाँच्ने आशा पनि छैन।

- म जान्दिनेँ ममाथि के दुर्घटना आइपरनेछ।
 यसैले मसंग धैर्य पनि छैन।
- 12 म चट्टान जस्तो बलियो छैन।
 मेरो मासु काँसको जस्तो धातुबाट बनेको होइन।
- 13 म सँग स्वयंलाई सहयोग गर्ने क्षमता पनि अब छैन।
 किन? किनभने मबाट सफलता जति लगेर गयो।
- 14 “कुनै मानिस यदि संकटहरूमा छ भने उसको साथी उसको निम्ति कृपालु हुनपर्छ।
 यदि उसका साथी सर्वशक्तिमान परमेश्वरदेखि विमुख भए पनि कुनै मानिस आफ्नो साथीको लागि उद्धार हुनुपर्छ।
- 15 तर तिमी, मेरो दाज्यू-भाइहरू, उद्धार भएनौ।
 म तिमीहरूमाथि आश्रित हुन सक्तिन।
 तिमीहरू त्यस्ता खोलाहरू जस्तै हौं जुन कहिले काहीँ मात्र बहन्छ अनि अरू बेला बहँदैन।
 तिमीहरू त्यस्ता खोला हौं जो पोखिन्छन्।
- 16 जब तिमीहरू बरफले जमन्छन् अनि जहाँ हिउँ लुकाएर राखिएको हुन्छ।
 17 अनि जब ऋतु गर्मी र सुक्खा हुन्छ,
 पानी बहन रोकिन्छ।
 अनि खोलाहरू सुक्छन्।
- 18 व्यापारीहरू बाङ्गो टेडो मोडहरू फछ्याउँदै जङ्गलमा हराउँदछ।
 तिनीहरू विनाशतिर उक्लन्छन् र नष्ट हुन्छन्।
- 19 तेमाका व्यापारीहरू पानी खोज्न आउँछन्।
 शेबाबाट यात्रीहरू पानी पाउने पूर्ण आशामा आउँछन्।
- 20 तिनीहरू पानी पाइन्छ भनेर आशा गर्छन
 तर तिनीहरू निराश हुन्छन्।
- 21 अहिले तिमीहरू त्यस्ता खोलाहरू जस्ता हौ।
 तिमीहरूले मेरो संकटहरू देखेर भयभीत छौ।
- 22 के मैले तिमीहरूलाई सहायता मागे? होइन।
 तर तिमीहरूले मलाई आफ्ना सल्लाहहरू खुल्ला रूपमा दियौ।
- 23 के मैले तिमीहरूलाई भने, ‘शत्रुहरूबाट मलाई जोगाऊ?’
 निष्ठुर मानिसहरूबाट मलाई जोगाऊ?’
- 24 “यसैले अब, मलाई शिक्षा देऊ अनि म चुपचाप रहनेछु।
 मलाई देखाऊ कि मैले के त्यस्तो गर्छु?”
- 25 ईमानदार वचनहरू शक्तिशाली हुन्छन।
 तर तिमी तर्कहरूको के मतलब छ।
- 26 जब एकजना निराशापूर्ण मानिसको शब्दहरू बतास झैं हुन्छन् भने
 के तिमीहरू मेरा कुराहरूमा बहस गर्न सक्छौं भनी सोच्छौं?
- 27 तिमीहरूले च्याँखिसम्म थापेर ती चीजहरू जित्र खोज्दैछौं
 जुन ती बाबु हीन नाबालकहरूका हुन्।
 तिमीहरूले आफ्नै साथीहरूलाई बेचेछौ।
- 28 तर अब, दया गरेर मेरो अनुहारलाई ध्यान देऊ।
 म तिमीहरू प्रति झटो हुने छैन।
- 29 यसैले अब, आफ्ना विचारहरू परिवर्तन गर बेईमानी नगर सोचाइ परिवर्तन गर।
 मैले कुनै गल्ती काम गरेको छैन।
- 30 म झटो बोलिरहेको छैन।
 अनि म झटोबाट सही के हो जान्दछु।”

7

1 अव्युत्बले भने,

“मानिसले पृथ्वीमा कठोर संघर्ष गर्छ।

उसको जीवन एक ज्यालामा काम गर्नेहरूको जस्तो छ।

2 मानिस एक दास जस्तो हो जसले गर्मीको दिनमा कठोर काम गरेपछि चिसो छाँया खोज्छ।

मानिस एक ज्यालाको कर्मी जस्तो हो जसले ज्याला पछिरहन्छ।

3 त्यसरी नै मैले महिनौसम्म अर्थहीन यातनाहरू भोगेको थिएँ

अनि मेरो लागि कष्टका रातहरू अलग राखिएका छन।

4 जब म सुते, मैले सोचे,

‘कतिञ्जेल मैले सोच्ने, जबसम्म म उठ्दिन?’

तर रात लामो छ।

अनि घाम नझल्कूञ्जेलसम्म म ओछ्यनमा छटपटाउँदै रहें।

5 मेरो शरीर किराहरू र फोहरले ढाकिएको छ।

मेरो छाला निको हुन थाल्छ अनि त्यसपछि फेरि एकपल्ट नयाँ घाउहरूले छोपिन्छ।

- 6 “मेरो दिनहरू जुलाहा तानको धागो झैं चाढो चाढो वितिरहेको छ
अनि प्रत्येक दिन निराश्रमय भई शेष हुन्छ।
7 परमेश्वर, सम्झनुहोस् मेरो जीवन त ढुकढुकी मात्र हो।
म कहिल्यै पनि फेरि केही राम्रो देखे छैन।
8 अनि तपाईंले मलाई फेरि देख्न हुने छैन,
तपाईंले मलाई हेर्नु हुनेछ, तर म गई सकेको हुनेछ।
9 बादल विलिन भएर गए जस्तै मानिस मछ
अनि चिहानभित्र गाडिन्छ अनि उ फेरि फर्की आउँदैन।
10 उ आफ्नो पुरानो घरमा फेरि फर्की आउँदैन
उसको घरले फेरि उसलाई चिन्ने छैन।
11 “यसैले म चुपचाप रहने छैन।
म बोल्नेछु। मेरो आत्माले कष्ट पाएको छ।
म गुनासो गर्नेछु किनभने मेरो आत्मा दुःखमा छ।
12 के म समुद्र हुँ अथवा समुद्री-जन्तु हुँ?
परमेश्वर, किन मेरो हेरचाह गर्नु हुन्छ?
13 मेरो ओछ्यानले मलाई आराम दिनु पर्छ,
मेरो ओछ्यानले मलाई विश्राम र शान्ति दिनुपर्छ।
14 तर परमेश्वर जब म ढल्किन्छु
सपनाहरूमा तपाईंले तर्सिउनु हुन्छ, दर्शनहरूले भयभीत पार्नु हुन्छ।
15 यसर्थ म यसरी बाँचिरहनु भन्दा
गला अँट्याएर मर्न चाहन्छु।
16 म आफ्नो जीवनलाई घुणा गर्छु।
म चौरकालसम्म बाँचन चाहन्न।
मलाई एकलै छाडी दिनुहोस्
मेरो जीवनको अर्थ नै छैन।
17 परमेश्वर, तपाईंको निम्ति मानिस किन अत्यन्त मुख्य छ?
किन तपाईंले उसको सम्मान गर्नुपर्छ?
किन तपाईंले उसको हेरचाह गर्नुपर्छ?
18 किन प्रत्येक बिहान तपाईंले मानिसको प्रतिक्रिया गर्नुहुन्छ?
अनि प्रत्येक क्षण परीक्षा लिनुहुन्छ?
19 परमेश्वर, तपाईं मबाट कहिल्यै टाढा रहन सक्नुहुन्न।
तपाईंले मलाई एकछिन पनि एकलै छाडन सक्नुहुन्न।
20 परमेश्वर तपाईंले मानिसहरूमाथि नजर राख्नुहुन्छ।
यदि मैले पाप गरेको छु भने, सजाय दिनुहोस्, मैले के गर्न पर्छ?
किन तपाईंले मलाई निशाना बनाई प्रयोग गर्नु भयो?
के म तपाईंको निम्ति एक समस्या भएको थिएँ र?
21 किन तपाईंले मेरो अपराध क्षमा गर्नु भएन?
किन तपाईंले मेरा निम्ति पापहरूको क्षमागर्नु भएन?
चाँडै म मर्ने छु र आफ्नो चिहानमा हुनेछु।
तब तपाईंले मलाई खोज्नु हुनेछ
तर म गइसकेको हुनेछ।”

8

बिल्दद अव्युबसंग बोल्दछ

- 1 तब शहाबाट आएका बिल्ददले उत्तर दिए:
2 “कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ?
तिम्रा वचनहरू तीव्र हावाको प्रहार जस्तो छ।
3 परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ।
सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बदलनु हुन्न जुन ठीक छन्।
4 यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरुद्ध पाप गरेका छन् भने
तब उहाँले तिनीहरूलाई दण्ड दिनु हुने छ।
5 तर अब अव्युब, परमेश्वर पछि,
अनि सर्वशक्तिमानप्रति प्रार्थना गर।
6 यदि तिमी निदोष अनि झमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ।
उहाँले तिम्रा घर पुनः निर्माण गरिदिनुहुनेछ।
7 तब तिमीसंग पहिले जति थियो

त्यो भन्दा अझ ज्यादा हुनेछ।

- 8 “बूढा-प्रधानहरूलाई सोधखोज गर,
तिनीहरूका पिता-पुर्खाहरूले के सिके।
- 9 हामी हिजै मात्र जन्मे जस्तो प्रतीत हुँदछ,
त्यो पक्का बुझनका लागि हामी अझ कलिलै छौ।
यस पृथ्वीमा हाम्रा आयु छायाँ जस्तै छोटो छन्।
- 10 हुनुसकछ बूढा-प्रधानहरूले तिमीलाई पढाउन सक्छन्।
हुनसकछ उनीहरूले जे सिकेका छन् त्यही शिक्षा दिनसक्छन्।”
- 11 “बिल्ददले भन्यो, ‘के सिमसार अग्लो सुक्खा ठाउँमा उम्रिन सक्छ?
के निगालाहरू पानीबिना उम्रन सक्छ?’
- 12 अहँ! यदि पानी सुकाइयो भने,
तब तिनीहरू पनि अरू उद्भिद्हरू भन्दा चाँडो ओइलाउने छैन।
- 13 मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन् तिनीहरू मसिना र सूरुखा निगालाहरू जस्तो हुनेछन्।
जुन मानिसले परमेश्वरलाई भुल्छ उसले आफ्नो सम्पूर्ण आशा हराउनेछ।
- 14 त्यो मानिसको अडेस लाग्ने ठाउंसम्म हुँदैन।
उसको सुरक्षाको घर माकुराको जालो जस्तो हुन्छ।
- 15 यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने
त्यो जालो फाट्छ।
माकुराको जालमा झुण्डिन्छ
तर त्यसले उसलाई थाम्न सक्तैन।
- 16 त्यो मानिस एक उद्भिद् जस्तो छ जसमा प्रशस्त पानी र घामको किरण छ
त्यसको हाँगाहरू सबै बगैँचा भरि फैलिएको छ।
- 17 त्यसले आफ्नो जराहरू वरिपरि ढुङ्गाहरूको थुप्रोले लपेट्छ।
ढुङ्गामा बढनका निम्ति ठाउँहरू खोजिरहन्छ।
- 18 तर यदि उद्भिद्लाई त्यसको ठाउँ सार्थो भने त्यो मर्नेछ,
र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन।
- 19 तर उद्भिद् खुशी थियो
अनि यसको ठाउँमा अर्को उम्रिनेछ।
- 20 परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न।
उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न।
- 21 परमेश्वरले सधैँ तिमी मूख हाँसोले भरिदिनुहुन्छ
अनि तिमीहरूका ओठहरू खुशीका आवाजले भरिदिनुहुन्छ।
- 22 तर तिमी शत्रुहरूले लगाउने पोषाक नै लाजको हुनेछ
अनि दुष्ट मानिसहरूका घरहरू भत्काइनेछ।”

9

अध्यायले बिल्ददलाई जवाफ दिन्छन्

1 तब अध्यायले जवाफ दिए,

- 2 “हो, म जान्दछु तिमीले जे कुरा भन्छौ त्यो सत्य हो।
तर कसरी मानिसले परमेश्वरलाई तर्कमा पराजित गराउनु सक्छ?
- 3 एक मानिसले परमेश्वरसंग तर्क गर्न सक्तैन। परमेश्वरले 1,000 प्रश्नहरू सोध्न सक्नु हुनेछ
तर त्यो मानिसले एउटा मात्रको पनि जवाफ दिन सक्ने छैन।
- 4 परमेश्वर महाजानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ।
परमेश्वरसंग लडाईँ गर्ने कसैले पनि चोट पाउन सक्छ।
- 5 परमेश्वरको क्रोधले पर्वतहरू नै हल्लाईदिन सक्छ अनि तिनीहरूले थाहासम्म पाउँदैनन्।
- 6 परमेश्वरले पृथ्वी थर्काउनलाई भुईँचालो पठाउनु हुन्छ।
परमेश्वरले पृथ्वीको मूलाधार हल्लाई दिनुहुन्छ।
- 7 परमेश्वर घामसँग बोल्न सक्नु हुन्छ अनि यसलाई उदाउन दिनुहुन्छ।
उहाँले ताराहरूलाई बन्द गर्न सक्नु हुन्छ।
यसकारण तिनीहरू चम्कन सक्तैनन्।
- 8 परमेश्वर एकलैले आकाशहरू बनाउँनुभयो।
उहाँ समुद्री छालहरूमा हिडनुहुन्छ।
- 9 “परमेश्वरले सप्त-ऋषि, मृगशिरा अनि किर्किट ताराहरू बनाउँनुभयो।
उहाँले दक्षिणी तारागण बनाउनु भयो।
- 10 परमेश्वरले महान कर्महरू गर्नुहुन्छ जुन मानिसहरूले बुझ्न सक्तैनन्।
परमेश्वरका चमत्कारहरूको कुनै अन्त हुँदैन।

- 11 जब परमेश्वर मदेखि जानुहुन्छ, म उहाँलाई देख्न सकिन्न।
जब परमेश्वर मेरो छेउबाट जानु हुन्छ म उहाँलाई देखिदिन।
- 12 यदि परमेश्वरले केही थोक लगेर जानु भयो भने
कसैले उहाँलाई रोक्न सक्दैन।
कसैले पनि उहाँलाई केही भन्न 'सत्कैन्न
तपाईं के गरिरहनु भएको छ?'
- 13 परमेश्वरले आफ्नो क्रोध फर्काउनुहुन्न।
रहाबको सहयोगीहरूले परमेश्वरको डर माने।
- 14 यसैले म परमेश्वरसंग तर्क गर्न सकिनेँ।
उहाँलाई मैले के भन्नुपर्छ म जान्दिनेँ।
- 15 म निर्दोष छु तर म उहाँलाई जवाफ दिन सकिनेँ।
म उहाँको दयाका निम्ति मात्र याचना गर्न सक्छु।
- 16 मैले बोलाउँदा उहाँले जवाफ दिनुभयो,
म अझ विश्वास गर्ने छैन कि उहाँले साँचि नै मलाई सुन्नु भएकोछ।
- 17 परमेश्वरले मात्र मलाई मिचन आँधी पठाउनु भयो।
उहाँले कुनै कारणे बिना मलाई ज्यादा घाउ र चोटहरू दिनुभयो।
- 18 परमेश्वरले फेरि मलाई सास फेर्न दिनुहुने छैन।
उहाँले खाली मलाई ज्यादा दुःखहरू मात्र दिनुहुन्छ।
- 19 म परमेश्वरलाई पराजित गर्न सकिनेँ।
परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ।
म परमेश्वरलाई न्यायलयमा लैजान सकिनेँ!
अनि ममाथि निष्पक्ष हुनुहोस् भनेर जिद्दी गर्न सकिनेँ।
- 20 म निर्दोष छु, तर मैले भनेका कुराहरूले मलाई दोषी बनाए जस्तो लाग्छ।
म निर्दोष छु, तर यदि म बोलेँ भने मेरो मुखले मलाई नै दोषी प्रमाणगर्छ।
- 21 म निर्दोष छु। तर म जान्दिन के सोच्ने।
म आफ्नै जीवनलाई घृणा गर्छु।
- 22 म आफैलाई भन्छु, 'त्यस्तै कुराहरू सबैमाथि घटिरहन्छन्।
निर्दोष मानिसहरू दोषी झैं मर्छन्। परमेश्वरले सबैको जीवनलाई समाप्त गर्नुहुन्छ।'
- 23 जब केही डरलाग्दो घटनाहरू भयो भने अनि निर्दोष मानिसहरू मारिए भने के परमेश्वर तिनीहरूमाथि हाँसु हुन्छ?
- 24 जब एकजना दूष मानिस एउटा देशको शासक हुन्छ तब के परमेश्वरले आफ्नो नायकलाई त्यहाँ के भएको छ हेर्न पठाउनुहुन्छ?
यदि त्यो सत्य हो भने परमेश्वर चाँहि को हुन् त?
- 25 "दार्पण भन्दा पनि मेरो दिनहरू चाँडो भाग्दछ मेरा दिनहरू उडी जाँदैछ
अनि त्यहाँ तिनीहरूमा कुनै खशीयाली नै छैन।
- 26 मेरा दिनहरू डुङ्गा जस्तै छिटो बग्छन्।
मेरो दिनहरू चीलले आफ्नो शिकारमाथि बेगले झम्टे झैं चाँडो बिच्छ।
- 27 "यदि म भन्छु 'म गुनासो गर्ने छैन
म आफ्ना पीडाहरू भुल्छु, म मेरो अनुहारमा मुस्कानले भरुँ।'
- 28 म मेरा पीडाले अझै भयभीत छु।
म जान्दछु तिमीले मलाई निर्दोष मान्ने छैनौ।
- 29 यदि म दोषी ठहरी सकेको छु भने
आफ्नो परीक्षा किन गरिरहने। म भन्छु, 'यो भुलिदेऊ।'
- 30 यदि मैले स्वयंलाई हिउँले धोएँ भने
अनि साबूनले हातहरू सफा राखेँ भने,
- 31 परमेश्वरले मलाई हिलो भएको खाडलमा धकेल्नु हुन्छ।
तब मेरो लुगाहरूले पनि मलाई घृणा गर्नेछन्।
- 32 परमेश्वर म जस्तो मानिस हुनुहुन्न यसकारणले गर्दा म उहाँलाई जवाफ दिन सकिनेँ।
हामी न्यायलयमा एकाकाले भेट गर्न सक्नेौ।
- 33 म चाहन्छु कि त्यहाँ दुवै पक्षहरूलाई सुनिदिने कोही रहोस्।
म चाहन्छु कि त्यहाँ दुवै पक्षलाई निष्पक्ष रूपमा न्याय गर्ने कोही होस्।
- 34 म चाहन्छु कि परमेश्वरले लिने डण्डा लागिदिने त्यहाँ कोही होस्।
तब परमेश्वरले मलाई एकदमै भयभीत पार्नु हुने छैन।
- 35 तब परमेश्वरको भयबाट स्वतन्त्र भएर
मैले चाहेको कुरा म भन्न सक्थेँ।

- यसकारण म स्वतन्त्र रूपमा गुनासो पोख्छु।
मेरो मन एकदमै तितो छ, यसकारण अब म बोल्नेछु।
- 2 म परमेश्वरलाई भन्ने छु: 'मलाई दोष नदिनु होस्।
मलाई भन्नुहोस्, मैले के गल्ती गरेको छु?
मसित विरोध गर्ने तपाईंसँग के कारण छ?
- 3 परमेश्वर, मलाई चोट पादा तपाईं खुशी हुनुहुन्छ?
यसले के देखिन्छ भने तपाईंले जे बनाउनुभयो त्यसको वास्ता गर्नुहुन।
अथवा तपाईं त्यो दृष्ट मानिसहरूले बनाएको योजनाहरूसित खुशी हुनुहुन्छ।
- 4 परमेश्वर, तपाईंसँग मानवी आँखाहरू छन्?
तपाईं मानिसहरूले देखे जस्तै देख्नु हुन्छ?
- 5 के तपाईंको आयु मानिसको जस्तै छोटो छ?
के तपाईंको जीवन हाम्रो जस्तै क्षणिक छ?
- 6 तपाईंले मेरो दोष खोज्नु हुन्छ
अनि मेरो पाप खोज्नु हुन्छ।
- 7 म निर्दोष छु भनेर तपाईं जान्नु हुन्छ
तर कसैले पनि मलाई तपाईंको शक्तिदेखि बचाउन सक्तैन।
- 8 परमेश्वर,
तपाईंको हातले मलाई बनाउनु भयो
अनि मेरो शरीरको आकार बनाउनु भयो।
के तपाईंले मलाई नष्ट गर्नु हुन्छ?
- 9 परमेश्वर, सम्झनु होस्, तपाईंले मलाई माटोबाट बनाउनु भयो।
के फेरि तपाईंले मलाई माटोमा नै परिणत गर्नुहुन्छ?
- 10 तपाईंले मलाई दूध सरह पोखाउनु भयो तपाईंले मलाई घुमाउनु भयो
र रनीर बनाए जस्तै निचोर्नु भयो।
- 11 तपाईंले मलाई हड्डी र मांसपेशीहरूमा राख्नु भयो।
अनि तपाईंले मलाई मासु अनि छालाले पहिर्याउनुभयो।
- 12 तपाईंले मलाई जीवन दिनु भयो अनि म प्रति धैर्य दया दर्शाउनु भयो।
तपाईंले मेरो हेरचाह गर्नुभयो अनि मेरो आत्मालाई जगाउनु भयो।
- 13 तर तपाईंले हृदयमा यो के लुकाउनु भयो, म जान्दछु तपाईंले हृदयमा के गोप्य योजना गर्नु भएको छ।
हो तपाईंको मनमा के छ? म जान्दछु।
- 14 यदि मैले पाप गरे भने तपाईंले देख्नु हुन्छ।
यसैले गल्ती काम गर्दा तपाईंले दण्ड दिन सक्नु हुन्छ।
- 15 जब म पाप गर्छु,
म दोषी हुन्छु
अनि यो मेरा निम्ति एकदम नराम्रो हुन्छ।
तर म निर्दोष भएता पनि
आफ्नो शिर उठाउन सक्तैन।
म अपमानित तथा चिन्ताग्रस्त छु।
- 16 यदि म सफल हुँदा र गर्व गर्दा, तपाईंले मलाई चोट पुर्याउनु भयो,
जसरी एकजना मानिसले सिंहलाई चोट दिदछ
त्यसरी नै तपाईंले फेरि मेरो विरुद्ध शक्ति देखाउनु भयो।
- 17 तपाईंसँग मेरो गल्ती प्रमाणित गर्ने सधैं
एकजना रहन्छ। एउटा सेनाको पछि अर्को सेना
मेरो विरुद्ध पठाए जस्तै
तपाईंले ममाथि चरि-चरि रीस देखाउनु हुन्छ।
- 18 यसकारण, परमेश्वर मलाई किन जन्म दिनु भयो?
म इच्छा गर्छु मलाई कसैले देख्नु अघि नै म मरेको हुनु पर्थ्यो।
- 19 म इच्छा गर्छु म कल्पिये नबाचेको भए हुने थियो।
आमाको कोखबाट सोझै चिहान तिर मलाई डोर्याएको भए हुने थियो।
- 20 मेरो जीवन प्रायः
बितिसकेको छ।
यसकारण मलाई एक्लो छोडी दिनु होस्।
- 21 जून अँध्यारो, मृत्यु स्थान जहाँबाट कुनै मानिस फर्कदैन
त्यस ठाउँमा जानु भन्दा अघि मेरो अलिकति बाँचेको समय मलाई उपभोग गर्न दिनुहोस्।
- 22 अन्यकार, छायाँ र अन्योल जसलाई कसैले देख्न सक्तैन अनि त्यो ठाउँ जहाँ प्रकाश पनि कालो हुँदछ
म त्यस्तो ठाउँमा पुग्न भन्दा पहिला, अधिनै मैले छाडेको थोरै समय मलाई उपभोग गर्न दिनुहोस्।' "

- 1 तब नामातीबाट आएका सोपरले अव्युबलाई जवाफ दिदि भने,
- 2 “यी शब्दहरूको प्रवाहलाई उतर दिनुपर्छ।
के यी कुराहरूले अव्युबलाई ठीक गराउँछ? अहं।
- 3 अव्युब के तिमी सम्झन्छौ
कि तिमीलाई जवाफ दिने हामीसँग शब्दहरू छैनन्?
जब तिमी परमेश्वरलाई खिसी गर्छौ,
तिमी सोच्छौ तिमीलाई चेतावनी दिने कोही छैन?
- 4 अव्युब तिमीले परमेश्वरलाई भन्छौ,
‘मेरो तर्कहरू यथार्थ छन्
अनि तपाईंले मलाई चोखो देख्न सक्नु हुन्छ।’
- 5 अव्युब, म चाहन्छु परमेश्वरले तिमीलाई जवाफ दिनुहुन्छ
अनि भन्नुहुनेछ कि तिमी गलती छौ।
- 6 परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्छ्यो।
उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्।
अव्युब, मेरो कुरा सुन।
तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।
- 7 “अव्युब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौ?
तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।
- 8 माथि स्वर्गमा के छ
त्यस विषयमा तिमीले केही गर्न सक्तैनौ
मृत्युलोकको बारेमा तिमीले
केही पनि जान्दैनौ।
- 9 परमेश्वर पृथ्वी भन्दा महान
अनि सागर भन्दा विशाल हुनु हुन्छ।
- 10 “यदि परमेश्वरले तिमीलाई कैद गरेर न्यायलयमा ल्याउनु भयो भने,
कसैले उहाँलाई रोक्न सक्तैन।
- 11 सौँचो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ।
जब परमेश्वरले अनिष्ट देख्नु हुन्छ उहाँले त्यो याद गर्नुहुन्छ।
- 12 जसरी एउटा जड्गली गधाले मानिस जन्माउन सक्तैन
एकजना मूर्ख मानिस कहिल्यै ज्ञानी मानिस हुन सक्तैन।
- 13 तर अव्युब तिमीले आफ्नो परमेश्वरको सेवा गर्नलाई मात्र मन तयार राख
अनि उहाँलाई आराधना गर्न तिम्रो हातहरू माथि उठोस्।
- 14 तिम्रो घरमा रहेको पाप तिमीले त्यहाँबाट लखेट्नु पर्छ।
तिम्रो घरमा दुष्टलाई आश्रय नदेऊ।
- 15 तब तिमी आफ्नो निर्दोष अनुहारले परमेश्वरलाई हेर्न सक्नेछौ।
तिमी उठ दरिलो होऊ अनि भयभीत नहोऊ।
- 16 तब तिमीले आफ्नो दुःख भुल्न सक्छौ।
तिम्रा दुःखहरू विगतमा तिमीमाथि बगेर गएको पानी झैं एक यादगार हुनेछ।
- 17 जब तिम्रो जीवन मध्य दिनको घाम भन्दा प्रकाशमय हुनेछ,
जीवनको कालो क्षणहरू बिहानको सूर्योदय जस्तो चम्किलो हुनेछ।
- 18 तब तिमीले सुरक्षित अनुभव गर्नेछौ किनभने त्यहाँ आशाको किरण देखा पर्नेछ परमेश्वरले तिम्रो हेरचाह गर्नु हुनेछ
अनि तिमीलाई आराम प्रदान गर्नुहुनेछ।
- 19 तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन।
अनि धेरै मानिसहरूले तिम्रो निम्ति सहयोगको हात बढाउन आउनेछन्।
- 20 नराम्रा मानिसहरूले सहयोग खोज्लान,
तर तिनीहरू आफ्ना कष्टहरूबाट मुक्त हुन सक्तैनन्,
तिनीहरूका आशाले मृत्यु तर्फ ओल्याउने छ।”

12

अव्युबले सोपरलाई जवाफ दिदछ

- 1 तब अव्युबले तिनीहरूलाई जवाफ दिए:
- 2 “निःसन्देह तिमी सोच्छौ,
तिमी मात्र ज्ञानी पुरुष हो,
तिमी सोच्छौ जब तिमी मर्छौ,
ज्ञान पनि तिमीसँगै जानेछ।

- 3 तर मेरो मन तिम्रो जस्तै नै छ।
तिमी जतिकै होशियारी म पनि छु।
कसैले पनि यो सत्यलाई देख्न सक्छ।
- 4 “मेरो मित्रहरू म प्रति अब हाँसो उडाऊ।
तिनीहरू भन्छन्, ‘उसले परमेश्वरलाई प्रार्थना गर्‍यो अनि
उसले आफ्नो जवाफ पायो त्यसैले यी सारा दुष्ट कुराहरू उमाथि आइलाग्यो।’
म एक असल मानिस हूँ, म निर्दोष छु।
तर तिनीहरू अज्ञ ममाथि हाँस्छन्।
- 5 दुःखमा नपरेका मानिसहरू दुःखमा पर्नेहरूमाथि हाँस्छन्।
जब उसको खुट्टा चिप्लिन्छ तिनीहरू उसलाई तिरस्कार गर्न तत्पर रहेका हुन्छन्।
- 6 तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउँदैन।
मानिसहरू जसले परमेश्वरलाई क्रोधित पादछ ऊ शान्तिमा वस्दछ,
अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्।
- 7 “तर पशुहरूलाई सोध,
तिनीहरूले तिमीहरूलाई सिकाउने छन्।
अथवा हावामा उड्ने चराहरूलाई सोध,
तिनीहरूले तिमीहरूलाई भन्नेछन्।
- 8 अथवा पृथ्वीसँग बोल,
त्यसले तिमीलाई भन्नेछ।
अथवा समुद्रका माछाले तिनीहरूको ज्ञान
तिमीलाई बताउनेछ।
- 9 प्रत्येकले जान्दछ कि परमेश्वरले सारा कुराहरू बनाउनु भयो।
10 प्रत्येक प्राणीहरू जो बाँच्दछन् अनि प्रत्येक मानिस जसको प्राण छ,
सबै परमेश्वरकै शक्तिको अधीनमा छ।
- 11 तर जसरी जिज्ञोले भोजनको स्वाद लिए जस्तै,
कानहरूले शब्दहरू सुनेर आनन्द लिए जस्तै हुन्छ र?
12 हामी भन्छौं, ‘ज्ञान बढापाकाहरूमा नै पाइन्छ
लामो जीवनले बुद्धि ल्याउँछ।’
- 13 तर ज्ञान र पराक्रम परमेश्वरको सम्पत्ति हो।
राम्रो सल्लाह र बुद्धि उहाँकै हुन्।
- 14 यदि परमेश्वरले कुनै कुरा भत्काउनु भयो भने मानिसहरूले यसलाई फेरि बनाउन सक्दैनन्।
यदि परमेश्वरले कसैलाई कैदमा राख्नु भयो भने मानिसले त्यसलाई मुक्त पार्न? सक्दैनन्।
- 15 यदि परमेश्वरले वर्षा रोकिदिनु भयो भने पृथ्वी सुख्खा हुनेछ।
यदि परमेश्वरले वर्षालाई छोडिदिनु भयो भने त्यसले पृथ्वीमा बाढी ल्याउनेछ।
- 16 परमेश्वर शक्तिशाली हुनुहुन्छ र सधैं जित्र हुन्छ।
एकजना जसले भुल गर्छ अनि एकजना जसले उसलाई धोका दिन्छ दुवै परमेश्वर कै हुन्।
- 17 परमेश्वरले सल्लाहकार र उसको ज्ञान खोसुहुन्छ
अनि मुखियाहरूलाई मूख बनाउनु हुन्छ।
- 18 राजाहरूले मानिसहरूलाई कैदमा राख्छन् तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुन्छ
अनि तिनीहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
- 19 उहाँले पूजाहारीहरू आफ्नो कञ्जामा राख्नुहुन्छ
अनि ज-जसले आफैलाई सुरक्षित देख्छन् तिनीहरूलाई पराजित पार्नुहुन्छ।
- 20 परमेश्वरले विश्वासी सल्लाहकारहरूलाई चुप पार्नुहुन्छ।
उहाँले बढापाकाहरूको ज्ञान खोसी लैजानुहुन्छ।
- 21 परमेश्वरले मुखियाहरूलाई महत्वहीन बनाउनु हुन्छ।
उहाँले शासकहरूको शक्ति खोसेर लैजानु हुन्छ।
- 22 परमेश्वरले अन्धकारका गहिरो रहस्यहरू सम्म थाहा पाउनु हुन्छ।
उहाँले त्यस्ता मृत्यु भन्दा कडा अन्धकारमा पनि प्रकाश पठाउनु हुन्छ।
- 23 परमेश्वरले जाति-जातिहरूलाई टूला र शक्तिशाली बनाउनुहुन्छ,
अनि तिनीहरूलाई ध्वंस पार्नुहुन्छ।
उहाँले जातिहरूलाई विस्तार गराउनु हुन्छ
त्यसपछि त्यहाँका जनसमूहलाई छरपष्ट पार्नुहुन्छ।
- 24 परमेश्वरले शासकहरूलाई मूख बनाउनु हुन्छ।
उहाँले तिनीहरूलाई जङ्गलमा उदेश्यहीन भौतारिरहेको पार्नुहुन्छ।
- 25 ती मुखियाहरू त्यस मानिस जस्ता हुन् जो अँध्यारो बाटोहरूमा हिँडिरहेको अनुभव गर्दछ।
तिनीहरू मताहा मानिस जस्ता हुन्छन् जसलाई कहाँ गइरहेछ भन्ने होश हुदैन।”

13

- 1 अय्यबले भन्यो,
“यी सबै मैले पहिल्यै देखेको छु।
तिमीले भनेका सबै कुरा पहिल्यै सुनेको छु।
म ती सबै कुराहरू बुझ्छु।
- 2 तिमिले जाने जति म पनि जान्दछु।
म तिमि जतिकै तेज छु।
- 3 तर म तिमिसँग तर्क गर्न चाहन्न।
म सर्वशक्तिमान परमेश्वरसँग बोल्न चाहन्छु।
म परमेश्वरसँग आफ्ना संकट विषयमा बहश गर्न चाहन्छु।
- 4 तर तिमिले हाम्रो बातचीतलाई झटो कुराले कलंकित पाछौं।
तिमीहरू त्यस्ता अयोग्य वैद्यहरू हो जसले कसैलाई पनि निको पार्न सक्तैनन।
- 5 म चाहन्छु तिमिहरू चूपचाप बस।
त्यही नै तिमिहरूले गर्न सक्ने बुद्धिमानी काम त्यही हुन सक्छ।
- 6 “अब, मेरो तर्कमा ध्यान देऊ।
म के भन्छु त्यसमा ध्यानदेऊ।
- 7 के तिमिहरू परमेश्वरसित झटो बोल्छौं?
के तिमिहरू विश्वास गर्छौं कि तिमिहरूका झटा कुराहरू परमेश्वरले चाहनु भएका कुराहरू हुन्छु?
- 8 उहाँ परमेश्वर हुनुहुन्छ भन्ने खातिरमा मात्र तिमिहरूले परमेश्वरको पक्ष लिइरहेका होइनौं?
के तिमिहरू उहाँकै पक्षमा मेरो विरुद्धमा मामलामा बहश गर्ने चेष्टा गरिरहेका छौं?
तिमीहरूले निष्पक्ष भएका छैनौं।
- 9 यदि परमेश्वरले तिमिलाई गहिरिएर जाँच गर्नुभयो भने,
के तिमिहरूलाई उहाँले सही देखाउनु हुन्छ?
जसरी अन्य मानिसहरूलाई तिमिहरूले मूर्ख बनाउँछौं के
परमेश्वरलाई त्यसरी मूर्ख बनाउनु सक्छौं?
- 10 यदि तिमिहरूले कुनै विवादमा पक्षपात गर्थौं भने
तिमी जान्दछौं कि परमेश्वरले तिमिहरूलाई हप्काउनु हुनेछ।
- 11 परमेश्वरको महा महिमाले तिमिहरूलाई भयभीत पार्नेछ।
तिमीहरू उहाँदेखि डराउछौं।
- 12 तिमिहरूको ज्ञानका कुराहरू अर्थहीन छन्।
तिमीहरूका बहशहरू बेकामे छन्।
- 13 “चूपचाप बस र मलाई बोल्न देऊ।
जेसुकै ममाथि आईपरे तापनि म स्वीकार गर्छु।
- 14 म स्वयंलाई संकटमा राख्छे छु,
अनि आफ्नो जीवन आफ्नै हातमा लिनेछु।
- 15 हेर, परमेश्वरले मलाई यसको लागि मार्न सक्नु हुन्छ, तर तै पनि म उहाँलाई विश्वास गरिरहनेछु।
म आफ्ना मामला उहाँ सम्मुख प्रस्तुत गर्ने नै छु। तर म स्वयंलाई उहाँको समक्ष बचाउ गर्ने छु।
- 16 अनि यदि मलाई परमेश्वरले बाँचन दिनुभए, त्यस्तै हुनेछ किनभने उहाँसँग बोल्न सक्ने मसँग क्षमता थियो।
कुनै पनि दुष्ट मानिसले परमेश्वरले समक्ष सामना गर्न सक्तैन।
- 17 मैले भनेको कुरा ध्यान दिएर सुन।
मलाई ब्याख्या गर्न देऊ।
- 18 म आफै मेरो मामिलामा बचाऊ गर्न तयार छु।
म होशियारी साथ आफ्नो बहश प्रस्तुत गर्नेछु।
म जान्दछु म उचित नै ठहरिनेछु।
- 19 यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न सक्छ भने,
तब म तुरन्तै चूप लाग्नेछु।
- 20 “हे परमेश्वर, मलाई यी दुइ कुराहरू मात्र दिनुहोस्।
अनि म तपाईंबाट लुक्ने छैन।
- 21 मलाई दण्डदिन रोकिनु होस्।
अनि तपाईंका आतंकीहरूले मलाई भयभीत पार्न छोडाउनु होस्।
- 22 तब मलाई डाक्नु होस् अनि म जवाफ दिनेछु।
अथवा मलाई बोल्न दिनुहोस् अनि मलाई जवाफ दिनुहोस्।
- 23 मैले कति पाप कामहरू गरेको छु?
मैले के गल्ती कामहरू गरे?
मेरा पापहरू र गल्तीहरू देखाउनु होस्।

- 24 हे परमेश्वर, तपाईले किन मलाई त्यागु हुन्छ?
अनि मलाई आफ्नो शत्रु झै व्यवहार गर्नुहुन्छ?
- 25 के तपाईले मलाई भयभीत पार्नु हुन्छ?
म हावामा उडने पत्कर झै हुँ।
तपाईले परालको एउटा सानो टुकालाई आक्रमण गरिरहनु भएको छ।
- 26 हे परमेश्वर, तपाईले मेरो विरुद्ध तिक्त कुराहरू गर्नुभयो।
तपाईले मलाई ठिटौले हुँदा गरेको दुष्कर्मको लागि दुःख दिनुहुन्छ।
- 27 तपाईले मेरो खुट्टामा साङ्गालाहरू बाँधिदिनु भयो,
मेरो प्रत्येक पाइला याद गर्नु भयो।
तपाईले मेरो प्रत्येक चाल चलनलाई याद गर्नु भयो।
- 28 यसैले म कमजोर भन्दा कमजोर भई रहेछु
सड्दै गएको काठको टुक्रा जस्तो,
माऊ किराले खाँदै नष्ट भएको लुगाको टुक्रा जस्तो।”

14

1 अव्युत्तले भने,

“हामी सबै मानिसहरू हौं।

हाम्रो आयु छोटो अनि संकटहरूले भरिएको छ।

2 मानिसको जीवन एउटा फूल जस्तो छ।

चाँडो उग्रन्छ अनि त्यसपछि झरेर जान्छ।

यहाँ मानिसको जीवन एउटा छायाँ जस्तो छोटो समयको लागि छ।

अनि त्यसपछि यो बिलाएर जान्छ।

3 त्यो सत्य हो, तर परमेश्वरले, म प्रति हेर्नु हुनेछ,

अनि न्यायलयमा मसँग आउनु हुनेछ अनि हामी दुवैले आफ्ना तर्कहरू प्रस्तुत गर्छौं।

4 “म इच्छा गर्छु कसैले केही मैला चीज लिएर त्यसलाई सफा पारोस।

तर कसैले पनि त्यसो गर्न सक्ैन।

5 मानिसको जीवन सीमित छ परमेश्वर तपाईले निर्णय गर्नुभयो कति लामो मानिस बाँच्छ?

तपाईले ती सीमाहरू एकजना मानिसका निम्ति बनाउनु भयो,

अनि कसैले पनि परिवर्तन गर्न सक्दैन।

6 यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु हवस।

हामीलाई एकलो छोडि दिनुहोस् ताकि हामी हाम्रो मेहनती दिनहरूमा सन्तुष्ट भई बस सकौं।

7 “त्यहाँ एउटा रुखको आशा छ।

यदि यो काटियो भने, त्यो फेरि उग्रनेछ।

त्यसमा नयाँ हाँगाहरू पलाउनेछ।

8 यसको जराहरू भईमा बुढो भएर उम्रेला

अनि यसको टुटो मैलोमा सडनेछ।

9 तर पानीमा यो फेरि उग्रनेछ।

यसले नयाँ उद्भिद् जस्ता हाँगाहरू उमार्नेछ।

10 तर जब मानिस मर्छ, ऊ लोप हुन्छ।

जब मानिस मर्छ, उसको अन्त हुन्छ।

11 नदीहरू सूखा नभइञ्जेलसम्म तिमीहरूले पानी समुद्रबाट लैजान सकौला,

अनि मानिस अझ मृत नै हुनेछ।

12 जब कुनै मानिस मर्छ,

उ तल ढल्छ,

अनि उ उद्दैन।

मृत मानिस उद्न अघाडी

आकाश विलिन हुनेछ।

तर मानिसहरू त्यो निद्राबाट माथि उद्दैन।

13 “म चाहन्छु तिमीहरूले मलाई मेरो चिहानमा लुकाई राख्छौ।

मलाई त्यहाँ लुकाई राख भन्ने कामना गर्छु।

जबसम्म तिमीहरूका रीस मर्दैन।

तब तिमीहरूले मलाई सम्झने समय निकाल्ने छौ।

14 यदि एकजना मानिस मर्छ, के ऊ फेरि जीउंदो हुन्छ?

तब सम्म म पर्खुला जबसम्म म स्वतन्त्र हुन नसक्नुला?

15 परमेश्वर, तपाईले मलाई बोलाउनु हुनेछ

अनि म तपाईलाई जवाफ दिनेछु।

- तब तपाईंले सिर्जना गर्नु भएको मानिसहरूसित बस
तपाईंले इच्छा गर्नुहुनेछ।
- 16 तब तपाईंले मेरो प्रत्येक पाइलालाई ध्यान दिनुहुन्छ,
तर तपाईंले मेरो पापहरू सम्झनु हुन्।
- 17 तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ।
मेरा अपराधहरू ढाक्नु हुनेछ।
- 18 “पर्वतहरू ढलछ अनि टुक्रा-टुक्रा भएर जान्छ।
विशाल चट्टानहरू फुस्केर टुक्रिएर झर्छन्।
- 19 पानी ढुङ्गाहरूमाथि बहँदा तिनीहरूलाई खियाउँछ
बाढीहरूले मैदानको माटो काटिदिन्छ।
त्यस्तै प्रकारले, परमेश्वर, तपाईंले मानिसहरूका आशाहरू नष्ट पारिदिनुहुन्छ।
- 20 तपाईंले तिनीहरूलाई,
पूर्णरूपले पराजित गरेर मात्र फर्केर जानु हुन्छ।
तपाईंले तिनीहरूलाई दुःखी बनाउनु हुन्छ।
अनि सदाको लागि टाढा मृतलोकोमा पठाइदिनु हुन्छ।
- 21 यदि उहाँका छोराहरूका सम्मानित, उहाँलाई कहिल्यै थाहा हुँदैन।
यदि उहाँका छोराहरूले गलती काम गरे भने उहाँले कहिल्यै देख्नुहुन्न।
- 22 त्यो मानिसले आफ्ना शरीरमा खाली पीडा मात्र अनुभव गर्दछ,
अनि उ आफ्नै लागि चिच्याएर रन्छ।”

15

एलीपजले अथर्वलाई जवाफ दिदछ

- 1 त्यसपछि तेमानीबाट आएका एलीपजले अथर्वलाई जवाफ दिए:
- 2 “अथर्व, यदि तिमी साँच्चि नै ज्ञानी हुँदो हो त
तिमीले यसरी आफ्ना अर्थहीन व्यक्तित्व विचारहरूले जवाफ दिने थिएनौ।
तिमी किन आफैलाई तातो हावाले भराई रहन्छौ?
- 3 के तिमी सोच्दछौ कि एकजना ज्ञानी मानिससित त्यस्तो बेकामे तर्क
अनि त्यस्ता विवेकशून्य क्षमा-याचना हुन्छ।
- 4 अथर्व, यदि तिमीले यस्तै गर्दै ग्यौ भने
कसैले पनि परमेश्वरलाई श्रद्धा अनि आराधना गर्ने छैन।
- 5 जे कुराहरू तिमीले भन्छौ त्यसले तिम्रो पाप छर्लङ्ग देखाउँछ।
अथर्व, तिमीले चतुर शब्दहरू चलाएर आफ्नो पापहरू छोपन खोजिरहेछौ।
- 6 म तिमी गलती छौ भनेर प्रमाण गर्न खोज्दिन।
तिमीले आफ्नो मुखबाट उच्चारण गरेका शब्दहरूले नै तिमी गलती भएको देखाउँछ।
तिम्र ओठहरू तिम्रै विरुद्ध बोल्छ।
- 7 “अथर्व, के तिमी सोच्दछौ कि प्रथम जन्मिने मानिस तिमी मात्र थियौ?
तिमी यो पहाडहरू भन्दा पहिल्यै जन्मेका थियौ?
- 8 के तिमीले परमेश्वरको गोप्य योजनाहरू सुन्यौ?
के तिमी आफै मात्र ज्ञानी मानिस भनेर सोच्दछौ?
- 9 अथर्व, तिमीले गरे भन्दा धेरै कुराहरू हामी जान्दछौ
हामी बुझ्छौ अनि त्यही तिमी बुझ्दैनौ
- 10 केश सेतै पाकेका बूढा-पाकाहरू हामीसँग सहमत छन्।
हो, तिम्रा बाबु भन्दा जेठा मानिसहरू हाम्रो पक्षमा छन्।
- 11 परमेश्वरले तिमीलाई सान्तवना दिनु हुन्छ
तर त्यति मात्र तिमीलाई प्रशस्त छैन
हामी परमेश्वरको सन्देश तिमीलाई शिष्ट भाषामा भन्छौ।
- 12 अथर्व, तिमी किन बुझ्दैनौ?
किन हामी सत्य देख्दैनौ?
- 13 जब तिमी त्यस्ता क्रोधपूर्ण शब्दहरू भन्छौ
तिमी परमेश्वरको विरुद्धमा छौ।
- 14 “मानिस साच्चै नै निर्दोष हुन सक्तैन।
मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन।
- 15 परमेश्वरले आफ्ना दूतहरूसम्मलाई विश्वास गर्नुहुन्न?
परमेश्वरसँग तुलना गर्दा स्वर्गसम्म निर्दोष छैन।
- 16 मानिस अत्यन्तै निम्न हुन्छ।

मानिस मैलो र भ्रष्ट छ।
उसले अधर्म पानी सरह पिउँछ।

- 17 “मेरो कुरा ध्यान दिएर सुन अथर्व,
अनि म यो तिमीलाई व्याख्या गर्नेछु।
मैले के बुझे त्यही तिमीलाई भन्नेछु।
- 18 म तिमीलाई ती कुराहरू भन्नेछु,
जुन ज्ञानी मानिसहरूले मलाई भनेका छन्
ती ज्ञानी मानिसहरूका पिता-पुर्खाहरूले
ती कुराहरू तिनीहरूलाई भनेका हुन्।
- 19 तिनीहरू मात्र आफ्ना देशमा बस्थे।
त्यहाँ कुनै विदेशीहरू बसोवास गर्न पाउँदैनथे,
यसकारण तिनीहरूलाई कसैले नौलो विचारहरू भनेन।
- 20 दुष्ट मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरी कष्ट पाइरहन्छ।
निष्ठुर मानिस जीवनभरी नै प्रत्येक साल शिकार भइरहन्छ।
- 21 प्रत्येक कोलाहलले उसलाई तर्साउँछ। उसका शत्रुहरूले उसलाई सताउँछ,
शत्रुले आक्रमण गर्छ जब उसले आफूलाई सुरक्षित सम्झदछ।
- 22 दुष्ट मानिसहरू अत्यन्त निराश हुन्छन् अनि अन्धकारदेखि छुटकारा पाउने तिनीहरूसंग कुनै मौका नै हुँदैन।
त्यहाँ कतै तिनीहरूलाई मार्नका लागि तरवार छ।
- 23 रोटीको खोजीमा ‘त्यो कहाँ छ’ भनी यता उता घुमिरहन्छ।
उसले जान्दछ कि उसको मृत्यु अब नजिक छ।
- 24 चिन्ता र पीडाहरूले उसलाई भयभीत बनाउँछ।
राजा ध्वंस गर्न तम्से जस्तो ती कुराहरूले तिनीहरूलाई आक्रमण गर्छ।
- 25 किनभने दुष्ट मानिसहरूले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ
उसले आफ्नो मुक्कका परमेश्वरमा नचाउँछ अनि सर्वशक्तिमान परमेश्वरलाई पराजित गर्ने कोशिश गर्छ।
- 26 त्यो दुष्ट मानिस सल्लि हठी हुन्छ।
उसले मोटो बलियो ढालसंग परमेश्वरलाई आक्रमण गर्ने कोशिश गर्छ।
- 27 उसको अनुहार बोसोले ढाकिएको छ। धनी अनि मोटा भएको छ।
- 28 तर उसको शहर ध्वंस हुनेछ,
उसको घर ध्वंस हुनेछ,
उसको घर रित्तो हुनेछ।
- 29 दुष्ट मानिस सधैँलाई धनी भई रहँदैन।
उसको सम्पत्ति सधैँलाई रहँदैन
उसको अन्नबालि सबै उम्रिन्दैन।
- 30 ती दुष्ट मानिस अन्धकार देखि मुक्त हुनेछैन।
उ त्यस्तो रूख सरह हुनेछ जसका पातहरू रोगबाट झर्छ।
अनि बतासले सबै उडाई लैजाईनेछ।
- 31 दुष्ट मानिसले स्वयंलाई मूर्ख बनाउनु पर्दैन जब उसले महत्वहीन कुराहरूमा विश्वास गर्छ।
किनभने उसले केही पनि पाउने छैन।
- 32 उसको जीवन अन्त हुन अघि नै त्यो दुष्ट मानिस बृद्ध र निराश भइजान्छ।
उ सुकेको हाँगा जस्तो हुन्छ, फेरि कहिल्यै हरियो हुनेछैन।
- 33 त्यो दुष्ट मानिस दाखको रूख जस्तो हुनेछ जसले पावन अधिनै दाख गुमाउँछ।
त्यो मानिस भद्राक्षेको रूख जस्तै हुनेछ जसले आफ्नो कोपिलाहरू गुमाउँछ।
- 34 किनभने परमेश्वर नभए मानिसहरूसँग केही पनि रहँदैन।
मानिसहरू जसले पैसालाई प्रेम गर्छ आगोले आफ्नो घर खरानी बनाउँछ।
- 35 दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याई जन्माउँछन्
अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।”

16

अथर्वले एलीपजलाई जवाफ दिदछ

1 तब अथर्वले जवाफ दिए,

- 2 “मैले पहिलाबाट यी कुराहरू सुनेको हुँ।
तिमीहरू तीनजनाले मलाई दुःख दिइरहेकाछौ, सान्तवना होइन।
- 3 तिमीहरूका लामा भाषणहरू कहिले सिद्धिने होइन।
किन तिमीहरूको तर्कहरू तन्काई रहन्छो?
- 4 तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थे
यदि तिमीहरूसँग मेरो जस्तै संकटहरू भए।

- म तिमीहस्लाई ज्ञानी कुराहः सुनाउन सक्थे
अनि मेरो टाउको तिमीहस्तिर हल्लाउथे।
5 तर म तिमीलाई उत्साह दिउँला अनि मैले भनेका कुराहःसँग आशा जगाई दिउँला।
- 6 “मैले जे भने पनि मेरो पीडा केहीबाट हरण हुने छैन,
तर चुपचाप बसिरहनु पनि लाभ छैन।
7 हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो।
तपाईंले मेरो सबै परिवार तहसनहस पारिदिनु भयो।
8 तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो,
अनि मानिसहःलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ।
- 9 “परमेश्वर क्रोधित हुनुभयो,
अनि मेरो शरीरलाई एउटा सिंहले झै आक्रमण गर्नु भयो।
मेरो शरीर टुक्रा-टुक्रा पारी च्याट्ट भयो।
अनि मेरो शत्रुहःस्ले मलाई तिनीहःस्को घृणित नजरले हेरे।
- 10 मानिसहःस्ले मेरो वरिपरि थुप्रेर,
तिनीहःस्ले मलाई हँसोको पात्र बनाए अनि थप्पड लगाए।
11 परमेश्वरले मलाई दुष्ट मानिसहःस्कर्हो दिनु भयो।
मलाई दुःख दिओस् भनेर उहाँले कुकर्मिहःस्लाई छोडी दिनुभयो।
- 12 जबसम्म परमेश्वरले मलाई घाँटीमा समाद्व भएन
अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन
तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो।
तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो
र मलाई उहाँको तारोको रूप प्रयोग गर्नुभयो।
13 परमेश्वरका धनुर्धारीहः मेरो वरिपरि छन्।
उहाँले मेरो मिर्गौलामा काँढले हान्नु भयो।
उहाँले ममाथि दयाभाव देखाउनु भएन
उहाँले मेरो पित्त धईमा फुटाउनु भयो।
- 14 घरिघरि परमेश्वरले मलाई आक्रमण गर्नुहन्छ।
उहाँ एक सिपाही युद्धभूमिमा दौडे जस्तो दार्नुहन्छ।
- 15 “म अत्यन्त उदास छु,
यसैले म त्यस्ता उदासी पोषाकहः लगाउँछु।
म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु,
अनि म पराजित भएको ठान्छु।
- 16 रूँदा-रूँदा मेरो अनुहार रातो भइसक्यो।
मेरो आँखा वरिपरि कालो गोलो रेखाहः छन्।
- 17 मैले कसैलाई नोक्सान गरेको छैन।
तर त्यस्ता अप्रिय घटनाहः मकहाँ आई लाग्यो।
मेरा प्रार्थनाहः उचित र चोखा छन्।
- 18 “पृथ्वी, गलती कुराहः नलुकाऊ जुन ममाथि आइपर्यो।
मेरो न्यायको पुकारलाई नरोक।
- 19 अहिले पनि त्यहाँ स्वर्गमा कोही छ जो मसँग बोल्नु हुन्छ।
त्यहाँ माथि कोही त छ जसले मेरो लागि साक्षी दिनेछ।
- 20 मेरो साथीहःस्ले मलाई हप्काउँछ।
मेरा आँखहःस्बाट परमेश्वरका निम्ति आँशु बग्छ।
- 21 तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि
न्याय गरिदिने मानिसले झै बोलिदिन्छ।
- 22 “केही वर्षमा म नफर्किने ठाउँमा जानेछु।

17

- 1 “मेरो आत्मा टुक्रियोः
म त्याग्न तयार छु।
मेरो जीवन प्रायः बितिसक्यो,
चिहानले मलाई पखिरहेछ।
- 2 मानिसहः मेरो वरिपरि उभिन्छन् अनि मप्रति हाँस्छन्।
जब तिनीहःस्ले मलाई जिस्काउछन् र खिसी गर्छन् म तिनीहःस्लाई हेछु।
- 3 “हे परमेश्वर, मलाई देखाउनु होस् कि साँचि नै मलाई मद्दत गर्नुहन्छ।

- अन्य कुनै मानिसहरूले मलाई मद्दत गर्नेछैन।
 4 तपाईंले मेरा मित्रहरूका ज्ञान बन्द गरिदिनु भयो
 अनि तिनीहरूले बुझ्दैनन्।
 दया गरेर तिनीहरूलाई जिद्द नदिनुहोस्।
 5 तपाईंहरूलाई यो भनाई थाहा छ,
 'मानिसहरूले आफ्ना नानीहरूलाई भोक भोकै राखी साथीलाई मद्दत गर्छन्।'
 6 परमेश्वरले अस्हरू अघि मेरो बदनाम गर्नुभयो।
 मानिसहरूले मेरो मुखमा थुक्छन्।
 7 मेरो आँखाहरू प्राय अन्धा बराबर भइसके किनभने म सधैं दुःखी छु अनि अत्यन्तै पीडामा छु।
 मेरो सारा शरीर छायाँ जस्तै हल्का भएको छ।
 8 धार्मिक मानिसहरू यसमा शोकेत हुन्छन्।
 अधर्मी मानिसहरूको कारणले निर्दोष मानिसले कष्ट पाउँछ।
 9 तर इमान्दार मानिसहरू सही ढंगमा लगातार बसिरहन्छन्।
 विधि पूर्वक शुद्ध हात भएको मानिस अझ बलियो बनिन्छ।
 10 "तर तिमीहरू सबैजना आज, यी सबै भुल मैरे हुन भनी देखाउने कोशिश गर।
 तिमीहरू माझ मैले ज्ञानी मानिस पाउन सक्तिन।
 11 मेरो जीवन बितिरहेछ।
 मेरो योजनाहरू नष्ट भइरहेछ।
 मेरो इच्छा मर्या।
 12 तर मेरो सारा मित्रहरू सालेमाले भए।
 तिनीहरू रातलाई दिन सोच्छन्, तिनीहरू अन्धयारोले उज्यालो भगाउँछ भनेर सोच्छन्।
 13 "म चिहानलाई मेरो नयाँ घर भनेर आशा गरौंला
 अन्धयो चिहानमा मेरो ओछ्यान बनाउने आशा गरौंला।
 14 म चिहानलाई भन्न सक्छु, 'तपाईं मेरा पिता हुनुहुन्छ,'
 अनि कीरालाई, 'मेरी माता' अथवा 'मेरी बहिनी' भन्न सक्छु।
 15 तर त्यति नै मेरो आशा हो भने तब मेरो अस् कुनै आशा छैन।
 यदि त्यति नै मात्र मेरो आशा हो भने तब मानिसहरूले मलाई आशा शून्य पाउनेछन्।
 16 के मेरो आशा मसँगै मेरेर मृतलोकमा जानेछ?
 के हामी साथसाथै मैला धूलोमा सँगै जानेछौं?"

18

बिल्ददले अथर्वलाई जवाफ दिदछ

1 तब बिल्ददले (शहीले यसो भनेर) जवाफ दिए:

- 2 "अथर्व, तिमी कहिले बोलन बन्द गर्नेछौ?
 चुपलाग अनि सून, हामीलाई केही भन्दैऊ।
 3 किन तिमीले हामीलाई लाटा गाई जस्तो मुख सम्झन्छौ?
 4 अथर्व, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ।
 के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोड्नै पर्छ?
 के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ?
 5 "हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ।
 उसको आगो जलन छाडनेछ।
 6 उसको घरको प्रकाश अन्धयो हुनेछ।
 उसको छेउको बत्ती पनि निभने छ।
 7 उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्।
 उसको पापपूर्ण योजनाहरूले उसके पतन गराउनेछ।
 8 उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ
 उ पासोमाथि हिडनेछ र फस्नेछ।
 9 पासोले उसको एही पक्रने छ।
 पासोले उसलाई कस्सेर समात्रे छ।
 10 भूईंमा लुकेको डोरीले त्यसलाई अलझाउनेछ।
 पासोले उसको बाटो पर्छनेछ।
 11 आतंकले त्यसलाई चौरैतिरबाट पर्छिरहेछ।
 त्रासले त्यसको बढदो प्रत्येक पाईलालाई फछ्याई रहेछ।
 12 भोकले उसको शक्ति दुर्बल पार्छ।
 जब उसको पतन शरू हुन्छ उसको विनाश र ध्वंस तत्पर रहन्छन्।
 13 डरलाग्दो रोगले उसको छाला खाई दिनेछ।

- त्यसले उसको पाखुराहरू र खुट्टाहरू सडाउनेछ।
- 14 दुःख मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ।
उसलाई आतंकका राजाहरू भेटाउनुलाई त्यतैतिर डोर्याउनेछ।
- 15 उसले आफ्नो घरमा केही पनि छाडने छैन।
किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ।
- 16 उसको मुनिका जराहरू सुकेर जानेछन्।
अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्।
- 17 पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्।
कसैले उसलाई एकैपल्ट पनि सम्झने छैन।
- 18 मानिसहरूले उसलाई
उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्रेछन्।
- 19 उसको न छोरा-छोरीहरू हुनेछ न त नाता-नातिनीहरू
उसको कुनै पनि सन्तान रहनेछैन।
- 20 पट्टिममा भएका मानिसहरूलाई आपत पर्नेछ जब उनीहरूले दुःख मानिसहरूमा कस्तो घटना आइपर्यो भन्ने सुन्दा,
पूर्वमा भएका मानिसहरू डरले स्तब्ध हुनेछन्।
- 21 त्यो साँचि नै ती दुःख मानिसहरूको घरमा घट्ने नै छ।
त्यस्ता मानिसको जीवनमा घटिन जानेछ जसले परमेश्वरलाई यादै गर्दैन।”

19

अय्यबले जवाफ दिदछ

- 1 तब अय्यबले जवाफ दिए:
- 2 “कहिलेसम्म तिमीहरूले मलाई चोट पुर्याउने छौ
अनि मेरो वचनहरू भङ्ग पार्ने छौ?
- 3 तिमीहरूले मलाई दश पल्ट बेइज्जत गर्थौ।
ममाथि अन्याय गर्दा तिमीहरू लज्जित भएनौ?
- 4 यो मेरो समस्या हो।
यदि मैले पाप गरे भने पनि त्यसले तिमीहरूलाई चोट पुर्याउँदैन।
- 5 तिमीहरूले म भन्दा केवल आफूलाई राम्रो देखाउन चाह्यौ।
तिमीहरूले मेरा संकटहरू नै मेरा गल्तीहरू हुन भन्यौ।
- 6 तर यहाँ परमेश्वर हुनु हुन्छ जसले ममाथि गल्ती काम गर्नु भयो।
मलाई पक्रन उहाँले आफ्नो पासो थाप्नु भयो।
- 7 म चिच्याएँ, “उहाँले मलाई चोट पुर्याउनु भयो।” तर मैले जवाफ पाइन।
मैले सहायताको लागि कराँएँ, तर न्यायको लागि कसैले पनि मेरो कुरा सुनेन।
- 8 परमेश्वरले मेरो बाटो रोकि दिनु भयो।
यसकारण म बाटोबाट जान सकिन।
उहाँले अन्धकारमा मेरो बाटो हराइदिनु भयो।
- 9 परमेश्वरले मेरो सम्मान खोसेर लैजानु भयो,
उहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो।
- 10 परमेश्वरले म शेष नहोउन्जेलसम्म चौरैतिरबाट हिराउनु भयो।
उहाँले मेरो आशा खोसेर लैजानु भयो
जसरी जराहरूले रूखलाई तान्दछ।
- 11 परमेश्वरको क्रोधको आगो मेरो विरुद्ध जल्थो।
उहाँले मलाई आफ्नो शत्रु ठान्नु भयो।
- 12 परमेश्वरले मलाई आक्रमण गर्न आफ्ना सेनाहरू पठाउनु भयो।
तिनीहरूले आक्रमण धरहराहरू मेरो वरिपरि बनाए
तिनीहरूले मेरो पाल वरिपरि आफ्नो छाउनी बनाए।
- 13 “परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो।
म मेरो सारा मित्रहरूका लागि नौलो मानिस भएँ।
- 14 मेरो आफन्तहरूले मलाई त्यागेर गए।
मेरो मित्रहरूले मलाई बिर्से।
- 15 मेरो घरमा भेट गर्न आउनेहरूले अनि मेरो दासीहरूले मलाई यस्तो प्रकारले हेर्छन्
मानौं म एउटा विदेशी अथवा परदेशी हुँ।
- 16 मैले आफ्नो दासलाई बोलाएँ तर त्यसले जवाफ दिएन।
मैले उसित माफ माग्नु पर्छ।
- 17 मेरो पत्नीले मेरो सासको गन्धलाई घृणा गर्छ।
मेरो आफ्ना दाज्यू-भाइहरूले मलाई घृणा गर्छन्।
- 18 साना-साना नानीहरूले पनि मलाई घृणा गर्छन्।
जब म तिनीहरूको छेउमा जाँदछु,

- तिनीहरूले म प्रति नराग्रा वचनहरू बोल्छन्।
 19 मेरा सारा हितैषी मित्रहरूले मलाई घृणा गर्छन्।
 जुन मानिसहरूलाई म प्रेम गर्छु तिनीहरू सम्मले मेरो विरुद्ध मुख खोले।
- 20 “म एकदम दुःखो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्।
 मसँग अब अलिकति मात्र प्राण छ।
- 21 “मलाई दया गर, मेरो मित्रहरू ममाथि कुरा जगाऊ।
 किनभने परमेश्वर मेरो विरुद्ध हुनुहुन्छ।
- 22 किन तिमीहरूले मलाई परमेश्वरले झै सजाय दिइरहेछौ?
 तिमीहरूले मलाई चोट पुर्याइसकेका छैनौं।
- 23 “म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु।
 म चाहन्छु मेरो वचनहरू चर्मपत्रमा लेखियोस।
- 24 म इच्छा गर्छु कि मेरा शब्दहरू फलामको छिनुले ढुङ्गामाथि कुँदियोस,
 ताकि सदासर्वदा रहनेछन्।
- 25 म जान्दछु त्यहाँ मेरा निम्ति लडिदिने कोही त छ। म जान्दछु उ बाँच्छ।
 अनि अन्तमा उ यहाँ पृथ्वीमा उभिनेछ अनि मलाई बचाउनेछ।
- 26 म जान्दछु कि म मरे पछि
 अनि मेरो शरीरबाट छाला काटिए पछि मैले परमेश्वरलाई देख्ने छु।
- 27 म परमेश्वरलाई आफ्नै आँखाहरूले देख्छु।
 म मात्रै अन्य कोही पनि होइन, परमेश्वरलाई देख्छु।
 मेरो इच्छाको खिचाईलाई मेरो हृदयले थाम्न सक्छैन।
- 28 “हुन सक्छ, तिमीले भन्नेछौ, ‘हामीले उनीमाथि दवाफ पार्नुपर्छ।
 हामीले उसलाई दोष दिने कारणहरू पाउंन सक्नेछौं।’
- 29 तर तिमीहरू आफै नै तरवारदेखि डराउनु पर्नेछ।
 किनभने परमेश्वरले दोषी मानिसहरूलाई दण्ड दिनुहुनेछ।
 परमेश्वरले तिमीहरूलाई दण्ड दिनलाई तरवार चलाउनु हुनेछ।
 तब तिमीहरूले जान्नेछौ कि त्यहाँ न्यायको समय छ।”

20

सोपरले जवाफ दिन्छ

- 1 तब नमाबाट आएका सोपरले जवाफ दिए।
- 2 “मेरा दोधारे विचारहरू मधिने संघर्ष गर्छन्
 तिमीहरूलाई उत्तर दिन म हतारिरहेको छु।
- 3 तिम्रो जवाफले हामीलाई अपमान गर्यो!
 तर म ज्ञानी छु, तिमीलाई कसरी जवाफ दिनु म जान्दछु।
- 4-5 “तिमी जान्दछौ कि एक दुष्ट मानिसको आनन्द लामो समयम्म टिक्दैन।
 त्यो पहिल्यै देखिको सत्य थियो, आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो
 त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।
- 6 हुनसक्छ दुष्ट मानिसको घमण्ड आकाश माथि पुगला,
 अनि उसको शिरले बादलहरूलाई छोला।
- 7 तर उ सदाको लागि जानेछ, उसको आफ्नै शरीर सकिदै गए जस्तो।
 मानिसहरू जसले उसलाई जान्दछ भन्नेछन्, ‘उ कहाँ छ?’
- 8 उ सपना जस्तो उडेर जानेछ अनि कसैले पनि उसलाई फेरि भेट्नुपर्ने छैन।
 नराग्रा सपना जस्तो उसलाई जबर्जस्ती भुलिनेछ।
- 9 मानिसहरू जसले उसलाई देखे अब फेरि देख्ने छैनन्।
 उसको परिवारले उसलाई फेरि कहिल्यै हेर्ने छैन।
- 10 दुष्ट मानिसका केटा-केटीहरूले फर्काइदिने छ जे थोक उनीहरूले गरीब मानिसहरूबाट लिएका थिए।
 त्यो दुष्ट मानिसको आफ्नै हातहरूले उसको सम्पत्ति फर्काइ दिनुपर्नेछ।
- 11 जब ऊ जवान थियो उसका हड्डीहरू बलिया थिए,
 तर, उसको शरीरका बाँकी भाग जस्तै तिनीहरू चाँडै नै फोहर मैलामा ढल्नेछ।
- 12 “दुष्ट मानिसहरूको मुखमा खराबले मिठो स्वाद दिन्छ,
 यसर्थ उसले पूर्ण आनन्द लिनु त्यसलाई आफ्नो जिब्रो मनि राख्छ।
- 13 दुष्ट मानिसहरूले पाप लुट्दछ। उसले यसलाई फुत्काउन चाँहदैन।

- त्यो त्यस्तो मिठो मिश्री जस्तो हुँदछ उसले आफ्नो मुखमा चेपी राख्दछ।
 14 तर त्यो दुःखको पेटमा उसको भोजन विष हुन्छ।
 त्यो उसको पेटभित्र एउटा साँपको विष जस्तै तितो हुन्छ।
 15 दुःख मानिसले धनीहरूलाई निल्ल्छ।
 तर त्यसले तिनीहरूलाई उल्टी गरेर निकाल्छ।
 परमेश्वरले पापी मानिसलाई उल्टी गरेर बाहिर निकाल्ने पार्नुहुन्छ।
 16 दुःख मानिसहरूको पेय पदार्थ साँपबाट निकालिएको विष ज्ञै हो।
 तर साँपको जिब्रोले उसलाई मार्नेछ।
 17 तब पापी मानिसले मह र नौनी बन्दै गरेको नदीहरू देखेर पनि
 आनन्द उपभोग गर्दैन।
 18 दुःख मानिसलाई उसले कमाएको नाफा जति फर्काई दिनलाई वाध्य गराईन्छ।
 उसले गरेको कामहरूमाथि उसलाई खुशी हुने अधिकार दिइदैन।
 19 किनभने पापी मानिसले गरीब मानिसहरूलाई घात पार्दछ अनि गलती हिसाबले उसलाई जोख्दछ।
 उसले तिनीहरूको चिन्ता नै गरेन अनि उसले तिनीहरूका चीजबीचहरू लगिदियो।
 अरूले बनाएको घरहरू त्यसले खोसेर लगिदियो।
 20 “दुःख मानिस कहिले सन्तुष्ट हुँदैन।
 उसको धनले उसको रक्षा गर्न सक्तैन।
 21 जब उसले खोंदछ, त्यहाँ केही पनि छाड्दैन।
 उसले सफलता पाउने छैन।
 22 जब दुःख मानिसको प्रशस्त हुँदछ उसलाई संकटहरूले थिचेर राख्छ।
 उसको समस्याहरू उमाथि नै खनिन्छ।
 23 जब दुःख मानिस आफूले चाहे जति सबै थोक खान्छ,
 ऊ परमेश्वरको क्रोधको लक्कोमा पर्दछ।
 परमेश्वरले त्यस दुःख माथि दण्ड वर्षाउनु हुनेछ।
 24 हुनसक्छ फलामको तरवारदेखि त्यो दुःख मानिस भाग्ला।
 तर काँसको टुप्पा भएका काँढले त्यसलाई ढाल्ने छ।
 25 त्यो काँसाको काँढ जसरी भए पनि उसको शरीरमा वारपार भएर जाने नै छ,
 अनि उसको ढाँडबाट त्यो निस्कने छ।
 यसको टल्किने टुप्पाले उसको कलेजो छेड्नेछ,
 अनि ऊ त्रासले मुर्छा पर्नेछ।
 26 उसका सारा धन सम्पत्ति नष्ट हुनेछ।
 आगोले उसलाई ध्वंस गर्ने छ जुन आगो मानिस तथा प्राणीले शुरू गरेको होइन।
 आगोले उसका घरमा बाँकी रहेका सारा सामानहरूसम्म जलाएर खरानी बनाउनेछ।
 27 दुःख मानिस दोषी हो भनी स्वर्गले प्रमाण गर्नेछ।
 पृथ्वी स्वयं त्यसको विरुद्ध उठ्नेछ।
 28 उसको घरमा भएको सम्पूर्ण सामानहरू
 परमेश्वरलाई रीस उठेको दिन खोसिनेछ।
 29 हो, त्यसरी नै परमेश्वरले दुःख मानिसहरूमाथि गर्नुहुनेछ।
 त्यसरी नै परमेश्वरको योजनाहरू तिनीहरूलाई दिनु हुनेछ।”

21

अव्युबले जवाफ दिन्छन्

- 1 तब अव्युबले जवाफ दिए:
 2 “म के भन्छु सुन,
 मलाई सान्तवना दिने तिम्रो त्यही तरिका रहोस्।
 3 जब म बोल्दछु, धैर्य राख्नु
 मैले बोलिसके पछि तिमीहरूले मेरो खिल्ली उडाउन सक्छौ।
 4 “म मानिसहरूका विरुद्ध गुनासो गर्ने होइन,
 त्यहाँ राम्रो कारण छ किन म धैर्य रहिन।
 5 म प्रति हेर अनि शोकले आघात बन
 तिम्रो हात मेरो मुखमा राख्, अनि शोकले आघात भएको आँखाले मलाई हेर।
 6 जब मलाई के भएको थियो भनी सोच्छु
 मलाई डर लाग्छ अनि मेरो शरीर काम्छ।
 7 किन पापीहरू दीर्घायु हुन्छ?
 किन तिनीहरू बूढा हुन्छन र सफल हुन्छन?”

- 8 दुष्टहरूले आफ्ना छोरा-छोरीहरू आफूसितै हुर्केको देख्छन्
र आफ्ना नाति-नातिनीहरू हेर्न धेरै बाँच्छन्।
- 9 तिनीहरूका घरहरू सुरक्षित छन् अनि तिनीहरू भयभीत छैनन्।
परमेश्वरले ती दुष्टहरूलाई दण्ड दिनलाई लक्ष्मी प्रयोग गर्नुहुन्छ।
- 10 तिनीहरूका सौँढे प्रजनन क्रियामा कहिले चुक्दैनन्।
तिनीहरूका गाईहरूले बाछीहरू ब्याउँछन् अनि तुह्रिदैनन्।
- 11 दुष्टहरूले आफ्नो नानीहरूलाई भेडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन्।
तिनीहरूका नानीहरू वरिपरि नाच्छन्।
- 12 तिनीहरू वीणा र बासुरीको धुनमा गाउँछन् र नाच्छन्।
- 13 दुष्टहरूले आफ्नो जीवन कालमा सफलता भोग्दछन्।
त्यसपछि तिनीहरू मर्छन् अनि कुनै पीडाबिना आफ्नो चिहानतिर जान्छन्।
- 14 तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, 'हामीलाई एकलो छाडी दिनुहोस्।
हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।'
- 15 अनि दुष्टहरूले भन्छन्, 'सर्वशक्तिमान परमेश्वर को हो?
हामीलाई उसको सेवा गर्ने खाँचो छैन।
उसलाई प्रार्थना गरेर हामीले के पाउँछौं?'
- 16 "यो सत्य हो, दुष्टहरूले आफ्ना सफलताहरू आफै बनाउँदैनन्,
म तिनीहरूको परामर्शको पछि लाग्दिन।
- 17 तर, प्रायः कहिले काँही कसरी परमेश्वरले दुष्टहरूको ज्योति निभाइ दिनु हुन्छ?
प्रायः कसरी दुःखकष्टहरू दुष्टहरूमाथि आई पर्दछ?
कहिले परमेश्वरले तिनीहरूलाई क्रोधित भएर दण्ड दिनुहुनेछ?
18 हाबाले पराल उडाए जस्तै, तीव्र बतासले धानको भसहरू उडाए जस्तै
के परमेश्वरले दुष्टहरूलाई उडाई भगाउनु हुनेछ।
- 19 तर तिमी भन्छौ, 'उसको पिताले पापहरू गरेको निम्ति परमेश्वरले नाबालकलाई दण्ड दिनुहुन्छ।'
परमेश्वर स्वयले दुष्टहरूलाई नै दण्ड दिउन् तब तिनीहरूले कि तिनीहरूको आफ्नै पापले गर्दा तिनीहरू दण्डित भएहेका छन्।
- 20 दुष्टहरूले आफ्नै सजाय देख्नु।
सर्वशक्तिमान परमप्रभुको क्रोध तिनीहरू आफैले देख्नुन।
- 21 जब दुष्ट मानिसको जीवन शेष हुन्छ अनि ऊ मर्दछ,
उसले आफ्ना नानीहरू ज-जसलाई छाड्छ, तिनीहरूको पर्वाह नै गर्दैन।
- 22 "कसैले पनि परमेश्वरलाई ज्ञान दिन सक्तैन।
परमेश्वरले उच्च वर्गका मानिसहरूलाई पनि न्याय गर्नुहुन्छ।
- 23 एकजना मानिस आफ्नो पूर्ण र सफल जीवन उपभोग पछि मर्छ।
ऊ आफ्नो जीवनमा पूर्णतः सुरक्षित अनि आनन्द प्रकारले बाँच्यो।
- 24 उसको शरीरका हड्डीहरू बलिया थिए
कारण उसले भोजन प्रशस्त पाएको थियो।
- 25 तर कतिपय मानिस कष्टप्रद जीवन बिताए पछि मर्छ।
उसले कहिल्यै राम्रो जीवन बिताउन पाएन।
- 26 अन्तमा, ती दुवै मानिसहरू संगसंगै फोहोरमा ढल्नेछन्।
ती दुवैमा करिबहरूले पुर्नेछन्।
- 27 "तर, म जान्दछु तिमीहरू के सोची रहेछौ
अनि म जान्दछु तिमीहरूसित मलाई नोक्सान पुर्याउन योजना छ।
- 28 तिमीले भन्छौ होला: 'मलाई राम्रो मानिसको घर देखाऊ।
अहिले, दुष्ट मानिसहरू कहाँ बस्छन् देखाऊ।'
- 29 "तर तिमीहरूले कहिल्यै यात्रीलाई सोधेनौ
अनि तिमीहरूले उनीहरूको कथाहरू पत्याएनौ।
- 30 जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू सधै जोगिन्छन्।
जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ।
- 31 कसैले पनि दुष्ट मानिसका सम्मुख उसका नराम्रा कार्यहरूको आलोचना गर्दैन।
कसैले पनि उसका दुष्ट कार्यका निम्ति दण्ड दिदैन।
- 32 जब दुष्ट मानिसलाई चिहानमा लगान्छि
उसको चिहानको छेउमा चौकिदार उभिन्छ।
- 33 यसैले त्यस ठाउँको माटो त्यो दुष्ट मानिसको लागि असल हुनेछ।
अनि हजारौ मानिसहरू उसको मलामी भएर चिहानमा भेला हुन्छन्।

34 “त्यसैकारणं तिमीले आपना खोक्रो शब्दहस्त्रले मलाई सान्तवना दिन सत्तैनौ,
तिम्रो जवाफहस्त्रले एकदमै सहयोग गदैन।”

22

एलीपजले जवाफ दिन्छ

- 1 तेमानीबाट आएका एलीपजले जवाफ दिए;
- 2 “के परमेश्वरलाई हाम्रो सहायता चाहिन्छ? अहैं।
ज्ञानी पुरुष पनि परमेश्वरलाई साँच्चि नै कामलामने होइन।
- 3 यदि तिमी धर्मी छौ भने के यसले परमेश्वरलाई मद्दत पुर्याउँछ? अहैं!
यदि तिम्रो मार्गहरू सही छन् भने के सर्वशक्तिमान परमेश्वरलाई केही लाभ हुन्छ? अहैं।
- 4 अथर्व, किन परमेश्वरले तिमीलाई दण्ड र दोष दिनुभयो?
के यो तिमी उहाँको डर बोक्छौ भनेर हो?”
- 5 होइन, यो तिम्रो धेरै दुष्कर्महरूको कारणले हो।
अथर्व, तिमीले कहिल्यै तिम्रो दुष्कर्म रोकेनौ।
- 6 हुन सक्छ तिमीले दाज्य-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ,
अनि तिमीलाई उसले केही देओस् भनेर वाध्य गर्यो जसले त्यो फर्काइने प्रमाण गर्यो।
हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो।
हुन सक्छ कुनै कारणे बिना तिमीले त्यो गर्यो।
- 7 हुन सक्छ तिमीले ती थकित
र भोकोहरूलाई पानी र भोजन दिएनौ।
- 8 अथर्व, तिमीसंग खेती गर्ने थुप्रै जमीनहरू छन्।
अनि मानिसहरूले तिमीलाई आदर गर्छन्।
- 9 हुन सक्छ तिमीले केही पनि नदिइकन विधवाहरूलाई टाढा पठायो।
अथर्व, हुन सक्छ तिमीले टुहरा-टुहरीहरूलाई धोका दियो।
- 10 यसकारण तिम्रो वरिपरि पासै-पासो छन्
अनि नसोचेको दुःखले तिमीलाई भयभीत पार्दछ।
- 11 यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सत्तैनौ,
अनि बाढीले तिमीलाई बगाउँछ।
- 12 “परमेश्वर स्वर्गको उच्च तहमा बसूहुन्छ।
हेर ताराहरू कतिमाथि छन्।
परमेश्वरले उच्च ताराहरूबाट तल हेर्नु हुन्छ।
- 13 तर अथर्व तिमीले भन्न सक्छौ, ‘परमेश्वरले के जान्नु हुन्छ?
के परमेश्वरले कालो बादलहरूबाट देख्न सक्नुहुन्छ अनि हामीलाई न्याय गर्नुहुन्छ?’
- 14 बाक्लो बादलले उहाँलाई हामीदेखि लुकाउँछ,
यसैले जब उहाँ आकाशको उच्चतम भागमा हिंडनु हुन्छ माथि आकाशबाट उहाँले हामीलाई देख्न हुँदैन।’
- 15 “अथर्व जुन बाटोमा दुष्ट मानिसहरू हिंडिसकेका थिए,
तिमी त्यही पुरानो बाटोमा हिंडिरहेछौ।
- 16 ती दुष्टहरू नष्ट भए
तिनीहरू मृत्युको मुखमा पुग्नु अघि नै तिनीहरूलाई बाढीले बगाएर लम्यो।
- 17 ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एकलै छाडी दिनुहोस्,
सर्वशक्तिमान परमेश्वरले हामीलाई केही पनि गर्न सक्नु हुन्।’
- 18 उहाँ नै परमेश्वर, जसले आफ्ना घरहरू असल कुराहरूले भरु भयो।
अहैं, म दुष्ट मानिसहरूका सल्लाहको पछि लाग्दिनौं।
- 19 धर्मी मानिसहरूले तिनीहरूलाई विनाश भएको देख्छन अनि ती धर्मी मानिसहरू खशी हुनेछन।
निर्दोष मानिसहरू ती दुष्ट मानिसहरूमाथि हाँस्र्दछन।
- 20 ‘साँच्चि नै हाम्रा शत्रुहरू नाश भए।
आगोले तिनीहरूका सम्पत्ति खरानी बनाई दियोस।’
- 21 “अब, अथर्व, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस।
त्यसो गर, अनि तिमीले धेरै असल कुराहरू पाउनेछौ।
- 22 उहाँबाट शिक्षा ल्याऊ।
उहाँले के भन्नुहुन्छ त्यसमा ध्यान देऊ।
- 23 अथर्व, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःनस्थापित हुनेछौ
तर अहिले तिमीले आफ्नो घरबाट दुष्ट आत्मालाई अहिले खेदी हाल।
- 24 सोच, तिम्रो जति सनहरूछन तर ती धुलो हुन

- अति उत्तम सून खोलाका ससाना दुङ्गाहरू जस्ता।
 25 अनि सर्वशक्तिमान परमेश्वरलाई तिम्रो लागि मूल्यवान र तिम्रो सून चाँदी झैं हुन देऊ।
 26 तब सर्वशक्तिमान परमेश्वरमा तिम्री आनन्दित हुन सक्छौ।
 तब तिम्री परमेश्वरलाई माथि हेर्नेछौ।
 27 तिम्रीले उहाँलाई प्रार्थना गर्नेछौ अनि उहाँले तिम्रो प्रार्थना सुन्नु हुनेछ।
 अनि तिम्रीले आफ्ना वचनहरू पूर्ण गर्नेछौ।
 28 यदि तिम्रीले केही गर्नु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ
 अनि तिम्रो भविष्य निश्चय उज्ज्वल हुनेछ।
 29 परमेश्वरले घमण्डी मानिसहरूलाई लज्जित पार्नुहुन्छ।
 तर परमेश्वरले विनम्र मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
 30 तब तिम्री ती मानिसहरूलाई सहयोग गर्न सक्छौ जसले गल्ती कामहरू गर्छन्। तिम्रीले परमेश्वरलाई प्रार्थना गर्नेछौ
 अनि उहाँले ती मानिसहरूलाई क्षमा गरिदिनु हुनेछ। किनभने तिम्री एकदमै पवित्र हुनेछौ।”

23

अथर्वले जवाफ दिँदछ

1 तब अथर्वले जवाफ दिए:

- 2 “म थाकेर कमजोर भएता पनि
 अझै म विद्रोही कुरा गरिरहेको छु।
 3 म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनुहुन्छ,
 तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।
 4 अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिएँ।
 म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथेँ।
 5 अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ
 अनि जान्ने थिएँ कि उहाँले मलाई भन्नु पर्ने के छ।
 6 के उहाँले मेरो विस्मय उहाँका महाशक्ति प्रयोग गर्नु हुनेछ?
 होइन, उहाँले मेरा वचनहरूमा ध्यान दिनु हुनेछ।
 7 उहाँसँग मेरो इमान्दार त्यहाँ छलफल हुनेथ्यो,
 अनि म मेरो मामला जित्ने थिएँ।
 8 “यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन।
 यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देखिदैन।
 9 अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिन।
 अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देखे छैन।
 10 तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ,
 उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शूद्र सून जस्तै मै त्यो जाँचमा उत्तीर्ण हुनेछु।
 11 परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियारीसित हिँडे।
 परमेश्वरको बाटोबाट म भडकिन।
 12 मैले सधैं परमेश्वरको आज्ञाको पालन गरे।
 परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।
 13 “तर परमेश्वर कहिल्यै परिवर्तन हुनुहुन्न।
 परमेश्वरको विस्मय कोही पनि उठ्न सक्तैन।
 परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।
 14 परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो
 अनि उहाँसँग मेरो निम्ति अन्न धेरै योजनाहरू छन्।
 15 यसकारण म परमेश्वरसँग डराउँछु।
 म ती कुराहरू बुझ्छु यसकारण म परमेश्वरसँग डराउँछु
 16 परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो।
 सर्वशक्तिमान परमेश्वरले मलाई त्रसित पार्नुभयो।
 17 अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्।
 तर त्यस अन्धकारले मलाई चूपचाप राखे छैन।

24

- 1 “यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन,
 तर को आँउदेख भनेर उनका अनुयायीहरूलाई थाहा हुँदैन।
 2 “मानिसले आफ्नो जमीन बढाउन सिनाना सार्छन्,

- अनि अर्काको बगाल चोरैर टाढा खूकमा चराउँछन्।
- 3 तिनीहरूले टुहरा-टुहरी नानीहरूको गधा चोर्छन्।
जबसम्म उसले ऋण तिर्न सकिन्छ तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ।
- 4 तिनीहरूले गरीब मानिसहरूलाई घरविहीन पार्छन्। तिनीहरूले गरीब मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँ घुमिहिडन वाध्य गराउँछन्।
सबै गरीब मानिसहरूलाई तिनीहरूबाट लुक्ने बनाउँछन्।
- 5 “गरीब मानिसहरू जड्गली गधाहरू जस्तै आहारको खोजीमा मरुभूमिमा घुमिहेका छन्।
भोजनको खोजीमा तिनीहरू विहानै उठ्छन् अनि आफ्ना नानीहरूको भोजनको लागि अँध्यारो नहुञ्जेलसम्म काम गर्छन्।
- 6 गरीब मानिसहरू रात अबरसम्म खेतमा पराल काटिरहन्छन्
अनि खेतमा धनी मानिसहरूको लागि दाख टिपिरहन्छन्।
- 7 गरीब मानिसहरू ओढ्ने लुगाहरू नभएकोले जाडोको रातमा पनि नाङ्गै सुत्नु पर्छ।
जाडोबाट जोगिन तिनीहरूसित केही हुँदैन।
- 8 तिनीहरू पर्वतहरूमा वर्षाले निथुक्क भिन्छन्।
चट्टानहरूको ओडारमा लुक्नु बाहेक तिनीहरूको जाडोदेखि जोगिन कुनै उपाय छैन।
- 9 खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन्।
तिनीहरूले गरीबका नानीहरूलाई ऋणको बन्धक राख्न लैजान्छन्।
- 10 गरीब मानिसहरूसँग लगाउने पोषाकहरू छैन। यसैले तिनीहरू नाङ्गै छन्।
तिनीहरूले अन्नका भारीहरू दुष्ट मानिसहरूका लागि बोक्छन् तर तिनीहरू भने सधैं भोको हुन्छन्।
- 11 गरीब मानिसहरूले भद्रक्षको तेल निचोरि निकाल्छन्।
मद्य बनाउनका लागि तिनीहरूले दाखहरू पेल्छन्। तर तिनीहरूसँग पिउने पदार्थ केही हुँदैन
- 12 शहरमा तिमीहरूले मर्न लागेका मानिसहरूको कोलाहल सुन्न सक्छौ।
ती पीडित मानिसहरू गृहार माँदै चिच्याउँछन्। तर परमेश्वरले सुन्नुहुन्न।
- 13 “कतिपय मानिसहरूले प्रकाशको विरुद्ध विद्रोह गर्छन्।
तिनीहरू जान्दैनन् परमेश्वर के चाहनुहुन्छ।
तिनीहरू परमेश्वरले चाहेको बाटोमा जीउन चाहँदैनन्।
- 14 हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ।
अनि रातमा त्यो चोर हुन्छ।
- 15 एक व्यभिचारीले रातको प्रतीक्षा गर्छ।
उसले सोचछ, ‘कसैले पनि मलाई देख्न सक्तैन।’ तर पनि, उसले आफ्नो अनुहार छोप्छ।
- 16 जब अन्धकार हुन्छ, दुष्ट मानिसहरू बाहिर निस्कन्छन् अनि मानिसहरूको घरहरू फोर्छन्।
तर दिनको उज्यालोमा तिनीहरूले स्वयंलाई आफ्नो घरमा बन्द गरेर राख्दछ अनि प्रकाशलाई मन पराउँदैन।
- 17 ती दुष्ट मानिसहरूका लागि अँध्यारो बिहान जस्तै हो।
हो, तिनीहरू डरलाग्दो अन्धयारो रात मन पराउँछन्।
- 18 “तर दुष्ट मानिसहरू त्यसरी लगिन्छ जसरी बाढीले समानहरू बगाएर लान्छन्।
तिनीहरूको भूमि श्रापित रहन्छ, यसकारण तिनीहरूले खेतबाट दाख थुपार्न सक्तैनन्।
- 19 हिउँदको हिउँबाट आउनेछ तिनीहरूको पानी गरम सखा मौसमले सुकाइदिन्छ।
यसर्थ ती पापीहरू चिहानमा लागिन्छन्।
- 20 त्यो दुष्ट मानिस मर्छ र उसकै आमाले पनि उसलाई बिरिन्छे।
उसको प्रियसी कीराहरू हुन्छन् जसले शरीर खान्छन्
मानिसहरूले उसलाई सम्झने छैनन्।
त्यो दुष्ट मानिस कुँहेको लष्टी जस्तै भाँचिएको छ।
- 21 दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन्।
अनि लोभे मरेका स्त्रीहरूलाई तिनीहरूले सहयोग गर्दैनन्।
- 22 दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्।
दुष्ट मानिसहरू शक्तिशाली हुनसक्छन् तर तिनीहरू आफ्नै जीवनमा पक्का हुन सक्तैनन्।
- 23 दुष्ट मानिसहरूले क्षणिक समयको लागि आफूलाई सुरक्षित पार्न सक्छन्।
उसले आफैमाथि विश्वासमा राख्छ अनि आफ्नो बाटो होशियारी साथ हेर्छन्।
- 24 नाराध मानिसहरू केही क्षणको लागि सफल हुन सक्छन्, तर तिनीहरू पछि खतम हुनेछन्।
तिनीहरू बाली काटे जस्तै काटिन्छन्।
- 25 “म कसम खान्छु कि ती कुराहरू सत्य हुन।
कसले प्रमाण गर्ला मैले ढोंट भनेर?
कसले देखाउन सक्छ म गल्ती छु भनेर?”

- 2 “परमेश्वर शासक हुनु हुन्छ।
उहाँले मानिसहरूलाई त्रसित पार्नुहुन्छ अनि उहाँलाई आदर गर।
उहाँले माथि आफ्नो स्वर्गमा शान्ति कायम राख्नु हुन्छ।
- 3 परमेश्वरबाट सबै मानिसहरूमा घाम उदय हुँदछ।
कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्।
- 4 परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिदैन।
कुनै पनि मानिस कहिल्यै निर्दोष हुन सक्नेन।
- 5 परमेश्वरको दृष्टिमा, जुनसम्म शूद्र
र प्रज्वलित छैन ताराहरू पनि शूद्र छैन।
- 6 मानिसहरू कम्ती नै शूद्र हुन्छन्, मानिसहरू कीराहरू जस्ता हुन,
मानिसहरू महत्त्वहीन कीराहरू जस्ता छन।”

26

अय्यबले बिल्ददलाई जवाफ दिदछ

1 तब अय्यबले जवाफ दिए:

- 2 “बिल्दद, यस थकित अनि उदास मानिसलाई तिमीले साँच्चि नै ठूलो सहयोग गर्यौं।
के तिमी साँच्चै सोच्छौ कि तिमीले त्यो मानिसलाई जसको बाहुबलमा केही शक्ति छोडिएको छैन बचाएका छौ?
- 3 तिप्रो प्रार्थना त्यस मानिसको लागि हो जसको ज्ञान छैन।
के तिमीले धेरै अन्तर्ज्ञान हासिल गरेकाछौ भनी सच्छौ?
- 4 कसले तिमीहरूलाई यस्ता कुराहरू भन्न सहयोग गर्यो?
कसको आत्माले तिमीलाई उत्साह प्रदान गर्यो?
- 5 “मरेकाहरूका आत्माहरू
डरले पृथ्वी मनि पानीमा काम्दछ।
- 6 तर परमेश्वरले त्यो मृतलोक भित्र देख्न सक्नुहुन्छ।
मृत्यु परमेश्वर देखि लुक्न सकेको छैन।
- 7 परमेश्वर उत्तर आकाशको शुन्य अन्तरिक्षमा लम्पसार हुनुभयो।
परमेश्वरले पृथ्वीलाई शुन्यतामा झण्ड्याउनु भयो।
- 8 परमेश्वरले पानीलाई बाक्लो बादलहरूले छोप्नु हुन्छ।
तर परमेश्वरले त्यो गड्डुङ्गो चीजले बादलहरू फुटाउनु हुन्छ।
- 9 परमेश्वरले पूर्णिमाको चन्द्रमालाई छोपी दिनुहुन्छ।
उहाँले आफ्नो बादलहरू त्यसतर्फ फैलाउनु हुन्छ अनि त्यस माथि लुकाउनु हुन्छ।
- 10 जहाँ अँध्यारो र उज्यालोको संगम हुन्छ
त्यहाँ परमेश्वरले क्षितिज जस्तै परिधि कोर्नु भयो।
- 11 आकाशलाई थामी राख्ने आधारहरू डरले काम्छ
जब परमेश्वरले तिनीहरूलाई चेतान्नी दिनुहुन्छ।
- 12 परमेश्वरको शक्तिले समुद्र शान्त हुन्छ।
परमेश्वरको ज्ञानले राहाबलाई नष्ट पार्नु भयो।
- 13 परमेश्वरको स्वासले आकाश सफा हुन्छ।
परमेश्वरको हातले साँपलाई नाश गरिदिनु हुन्छ जो भान्ने कोशिश गर्छ।
- 14 यी परमेश्वरले गर्नु भएको अचम्मका केही कुराहरू मात्र हुन। हामी परमेश्वरले गर्नु भएको कानेरबुशी मात्र सुन्छौं।?
परमेश्वर कति महान र शक्तिशाली हुनुहुन्छ भनेर कसैले पनि वास्तविक रूपमा बुझ्न सक्नेन।”

27

1 तब अय्यबले आफ्नो वृत्तान्त कहि रह्यो। अय्यबले भन्यो:

- 2 “परमेश्वर जीवित हुनु भए झैं, कसले मबाट न्याय खोसेको छ!
सर्वशक्तिमान परमेश्वर,
जसले मेरो जीवित तित्त बनाउनु भयो,
- 3 तर जबसम्म जीवन म भित्र रहन्छ
अनि परमेश्वरको जीवनको स्वास मेरो नाकमा रहन्छ।
- 4 तब मेरो ओठहरूले परमेश्वर विषयमा गल्ती कुराहरू भन्नेछैन,
अनि मेरो जिब्रोले कहिल्यै कपटपूर्ण गर्न सक्नेन।
- 5 म तिमीहरू ठीक छौ कहिल्यै स्वीकार गर्दिन कि भनी
म नमस्जेलसम्म लगातार भनी रहने छु कि म निर्दोष छु।
- 6 मैले गरेका उचित कुरालाई म बलियो गरी समाती रहनेछु म ठीकसंग बाच्नलाई कहिल्यै चुक्ने छैन।
जबसम्म म बाँच्दछु मेरो चेतनाले मलाई कहिल्यै सताउने छैन।

- 7 मेरो शत्रुहः दुष्ट मानिसहः मानिउन।
मेरो विरोधमा जो पनि उठुछ त्यो खराब मानिस मानियोस।
- 8 जुन मानिसले परमेस्वरको पर्वोह राख्दै त्यो मानसि मर्दाँ त्यसको केही आशा हुँदैन।
जब परमेस्वरले उसको प्राण लानु हुन्छ उसका निम्ति केही आशा रहँदैन।
- 9 त्यस दुष्ट मानिसले जब कष्ट पाउनेछ अनि उ चिच्चाए परमेस्वरलाई गृहार माग्दछ।
तर परमेस्वरले उसको चित्कारमा ध्यान दिनु हुनेछैन।
- 10 त्यस मानिसले सर्वशक्तिमान परमेस्वरसंग कुरागर्दै आनन्द लिन सक्नुपर्थ्यो।
त्यस मानिसले सदा नै परमेस्वरलाई प्रार्थना गर्नुपर्थ्यो।
- 11 “म तिमीहरूलाई परमेस्वरको शक्तिको बारेमा प्रवचन दिनेछु।
म सर्वशक्तिमान परमेस्वरको योजनाहरूलाई लुकाउने छैन।
- 12 तिमीहरूले परमेस्वरको शक्ति आफ्नै आँखाले देख्यौ।
यसकारण किन तिमीहरू त्यस्ता अर्थहीन कुराहरू गर्छौं?
- 13 “परमेस्वरले दुष्ट मानिसहरूको लागि यही उपाय गर्नुभयो।
सर्वशक्तिमान परमेस्वरबाट यस्तै पाइन्छ।
- 14 दुष्ट मानिसका धेरै छोरा-छोरीहरू हुन सक्लान् तर उसका छोरा-छोरीहरू युद्धमा मारिनेछ।
दुष्ट मानिसहरूका छोरा-छोरीहरूले प्रशस्त भोजन पाउनेछैनन्।
- 15 उसका सारा छोरा-छोरीहरू रूढीले मर्नेछन्
अनि तिनीहरूका विधवाहरू दुःखी हुने छैनन्।
- 16 दुष्ट मानिसहरूले प्रचुर चाँदी पाउँन सक्ला तर त्यो उसको लागि मैला बराबर हुनेछ।
उसले धेरै लुगाहरू पाउन सक्ला तर त्यो उसको लागि माटोको थुप्रो बराबर हुनेछ।
- 17 तर असल मानिसहरूले ती लुगाहरू लगाउने छ
अनि निर्दोष मानिसहरूले त्यो चाँदी पाउने छन्।
- 18 दुष्ट मानिसले एउटा घर बनाउन सक्ला तर त्यो दीर्घकालीन रहनेछैन।
त्यो माकुराको जालो जस्तो हुने छ। अथवा प्रहरीको तम्बु जस्तो हुनेछ।
- 19 दुष्ट मानिस सुत्र जाँदा धनी हुन सक्छ।
तर जब ब्यँडिन्छ उसले ती उसका सारा धनहरू हराए हुनेछन्।
- 20 ऊ भयभीत हुनेछ। यो बाढी बतास आए जस्तो हुनेछ अनि सारा सामान बगाए लगे जस्तो हुनेछ। हटात आएको बाढीले जस्तो उसलाई कष्टले लपेट्ने छ।
अनि उसलाई राति नै आँधीले उडाई लैजानेछ।
- 21 पूर्वको बतासले उसलाई उडाए लैजानेछ, अनि उ सडालाई जाने छ,
बतासले उसको घरबाट नै कसिगर झै उडाए लैजाने छ।
- 22 दुष्ट मानिस बतासको शक्तिबाट भग्ने कोशिश गर्ला
तर निर्दयी तूफान उमाथि आइलामेछ।
- 23 जब दुष्ट मानिस भागछ मानिसहरूले थपडी मार्नेछन्।
जब त्यो घरबाट भागछ तिनीहरूले सुइसेलो मार्नेछन्।”

28

ज्ञानले के गर्छ

- 1 “त्यहाँ सुन र चाँदीका खानीहरू छन्
र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्।
- 2 मानिसहरूले जमीन खनेर फलाम निकाल्छन्
ढुङ्गाहरू पगालेर ताँमा निकाल्छन्।
- 3 कर्मीहरूले गुफामा प्रकाश लैजान्छन्।
तिनीहरूले गुफा भित्र खोज तलाश गर्दछन्। उ पृथ्वीको अँध्यारो गहिरोभित्र खानीको खोजी गर्छन्।
- 4 मानिसहरूले बसो-बास गरेको जग्गा भन्दा धेरै टाडोमा अथवा मानिसहरूको पाइला कहिल्यै नपराको ठाउँमा कर्मीहरूले खानी पइल्याउने बाटो खन्छन्।
तिनीहरू गहिरो भित्र डोरीमा झण्डिएर सरुङ्गा खन्छन्।
- 5 जमीनमाथि अन्न उम्रन्छ।
तर जमीन मनि, भिन्नै छ
मानौं प्रत्येक कुरा आगोले पल्लिए जस्तै छ।
- 6 जमीनमनि बहुमूल्य धातुहरू
अनि काँचो सुनको कणहरूछन्।
- 7 जङ्गली चरा-चुस्ङ्गीहरूले जमीन मनिको बाटोहरूको बारेमा जान्दैनन्।
बाजले पनि कहिल्यै त्यस्ता बाटोहरू देखेको हुँदैन।
- 8 जङ्गली पशुहरू त्यस्ता बाटोहरूमा हिडेका छैनन्।

- सिंहले पनि त्यो बाटो हिडेको छैन।
 9 कर्मीहरूले कडा ढुङ्गाहरू खन्छन्।
 तिनीहरूले पर्वतहरू खनेर उदाङ्गो पारिदिएकाछन्।
 10 कर्मीहरूले चट्टानहरू काटेर सूस्ङ्ग बनाएका छन्।
 तिनीहरूले चट्टानमा बहुमूल्य खनिज पदार्थ देखेका छन्।
 11 कर्मीहरूले पानी रोक्नको लागि बाँध बनाउँछन्।
 तिनीहरूले लुकेका चीजहरू बाहिर प्रकाशमा ल्याउँछन्।
- 12 “तर मानिसहरूले ज्ञान कहाँ पाउन सक्छन्?
 बुद्धि पाउन हामी कहाँ जान सक्छौं?
 13 हामी जान्दैनौं ज्ञान कति बहुमूल्य वस्तु हो।
 पृथ्वीमा भएका मानिसहरूले जमीन खनेर ज्ञान भेट्न सक्दैनन्।
 14 महासागर गहिरो भन्दछ, ‘ज्ञान यहाँ मसित छैन।’
 समुद्र भन्दछ ‘ज्ञान यहाँ मसित छैन।’
 15 तिमीहरूले शूद्र सुन दिएर पनि ज्ञान किन्न सक्तैनौं।
 यस संसारमा ज्ञान किन्नलाई प्रशस्त चाँदी छैन।
 16 तिमीहरूले ओपीरका सुन अथवा बहुमूल्य ढुङ्गा
 अथवा बहुमूल्य रत्नहरूले पनि ज्ञान किन्न सक्तैनौं।
 17 ज्ञान सुन अथवा स्फटिकभन्दा बहुमूल्य हो।
 सुनमा कुँदिएका बहुमूल्य गहनाहरूले पनि ज्ञान किन्न सकिदैन।
 18 ज्ञान मृगा अनि बिल्लोर जस्ता मणिहरू भन्दा बहुमूल्य हो।
 ज्ञान मानिक मणिहरू भन्दा अत्यन्त मूल्यवान हुन्छ।
 19 कृश देशको पुष्पराज ज्ञानभन्दा बहुमूल्य होइन।
 तिमीहरू खाट्टी सुनले पनि किन्न सक्तैनौं।
- 20 “यसकारण ज्ञान कहाँबाट आउँदछ?
 हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौं?
 21 ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ।
 आकाशमा उडने चराहरूलेसम्म ज्ञानलाई देख्न सक्तैन।
 22 मृत्यु र विनाशले भन्दछ, ‘हामीमा ज्ञान छैन।
 हामीले त्यसका विषयमा उडन्ता कुराहरू मात्र सुनेका छौं।’
- 23 “केवल परमेश्वरले मात्र ज्ञानको बाटो जान्नु हुन्छ।
 परमेश्वरले मात्र ज्ञान कहाँ छ जान्नुहुन्छ।
 24 परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ
 परमेश्वरले आकाश मनि सबै थोक देख्नुहुन्छ।
 25 परमेश्वरले बतासलाई शक्ति दिनु भएको छ।
 र समुद्रको सीमाना बाँधि दिनुभयो।
 26 पानी कहाँ वर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ।
 अनि कहाँ चट्टाङ्गहरू फर्प्यौंकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ।
 27 त्यस समय परमेश्वरले ज्ञान देख्नु भयो अनि यस विषयमा सोच्नु भयो।
 ज्ञान कति महत्वपूर्ण छ परमेश्वरले बझ्नु भयो अनि परमेश्वरले ज्ञान अनुमोदन गर्नुभयो।
 28 अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, ‘परमेश्वरको डर र सम्मान नै ज्ञान हो।
 खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो। ’ ”

29

अथूबले क्रमशः आफ्नो कुरा भन्दछन्

1 अथूबले क्रमशः आफ्नो कथा भनिरहेछ। अथूबले भन्यो:

- 2 “केही महीना अघि वितेको जीवन म चाहन्छु।
 त्यस समयमा परमेश्वरले ममाथि नजर राख्नु भयो अनि मेरो हेरचाह गर्नुभयो।
 3 त्यसबेला, परमेश्वरको प्रकाश ममाथि छायो ताकि म अन्धकारमा हिंड्न सक्थें।
 परमेश्वरले मलाई ठीक बाँच्ने बाटो देखाई दिनु भयो।
 4 म ती दिनहरूको कामना गर्दछु जब म सफल थिएँ, अनि परमेश्वर मेरो हितैषी मित्र हुनुहुन्थ्यो।
 ती दिनहरूमा परमेश्वरले मेरो घरलाई आशिष दिनुभयो।
 5 म ती दिनहरूको कामना गर्छु जब सर्वशक्तिमान परमेश्वर मसँग हुनुहुन्थ्यो
 अनि मेरा बाल-बच्चाहरू मेरै वरिपरि थिए।
 6 जीवन त्यतिबेला अत्यन्तै राम्रो थियो।

मे मेरो खुट्टाहरू नौनीले धुन्थे, अनि मसँग प्रशस्त दामी तेलहरू थिए।

- 7 “त्यस्ता दिनहरू थिए जब म शहरको द्वारमा जान्थे
अनि शहरका मुखियाहरूसँग सभा-गृहमा बस्दथे।
- 8 सारा मानिसहरूले मलाई त्यहाँ आदर गर्दथे युवाहरूले म आउँदै गरेको देख्दा पाइला सारेर मलाई बाटो छोडिदिन्थे।
आफ्नो श्रद्धा म प्रति प्रदर्शन गर्नलाई वृद्ध मानिसहरू बसेको ठाउँबाट उठ्दथे।
- 9 जनसमूहका नेताहरू बोलन बन्द गर्दथे
अनि हातहरू मुखमा राखेर अन्य मानिसहरूलाई चुपचाप बस्न लगाउँथे।
- 10 प्रमुख नेताहरू पनि बोल्दा आफ्ना आवाजहरू सानो पाउँथे।
हो, मानौं तिनीहरूका जिब्रोहरू मुखको तालुमा टाँसिएको झैं भान हुन्थ्यो।
- 11 मैले के भन्दैछु ती कुराहरू मानिसहरूले ध्यान दिएर सुन्थे, अनि मेरो बारेमा असल कुराहरू गर्थे।
मैले गरेको कुराहरूलाई तिनीहरू विचारथे अनि तिनीहरूले मेरो प्रशंसा गर्थे।
- 12 किन? किनभने जब गरीब मानिसले गुहारथ्यो, म सघाउँथे।
अनि माता-पिता नभएका नानीहरू र रक्षाहीनहरूको म हेरचाह गर्थे।
- 13 मर्दै गरेका मानिसले मलाई आशीर्वाद दिन्थे
दुःख पाएका विधवाहरूलाई म सहयोग गर्थे।
- 14 धार्मिकता मेरो लागि पोषाक थियो,
निष्पक्षता मेरो लुगा र फेटा थियो।
- 15 म अन्धा मानिसहरूको लागि आँखा थिएँ, तिनीहरू जहाँ जान रुचाउँथे म त्यतै डोराउँथे।
म लड्गडो मानिसहरूका लागि खुट्टा थिएँ, तिनीहरू जहाँ चाहन्छन् त्यतै बोकेर लान्थे।
- 16 म गरीबहरूको लागि पिता समान थिएँ।
यदि मैले नजानेको विषयका कुनै मामला मेरो सामु आएँ मैले त्यस मामलाको विषयमा विस्तृत रूपमा खोजी गर्ने गर्थे।
- 17 म दुष्ट मानिसहरूलाई आफ्नो शक्ति दुरुउपयोग गर्न रोक्थे
अनि म उसलाई गल्ती तरीकाले जे लिने चेष्टा गरेको हुन्थ्यो त्यो फर्काउन लगाउँथे।
- 18 “मेरो परिवार भित्र बृद्धो हुँदै म
धेरै लामो बाँचुला भनेर सधैं सोच्दथे,
- 19 म सोच्थे म स्वास्थ्य र शक्तिशाली हुँँ स्वास्थ्य पालुवा जस्तै प्रशस्त पानी भएको जराहरू जस्तै
अनि शीतले भिजेका हाँगाहरू जस्तो।
- 20 प्रत्येक नयाँ दिन
उज्ज्वल नयाँ उत्तेजनापूर्ण सम्भावनाहरू हुने होलान भनी म सोच्थे।
- 21 “बित्तिका दिनहरूमा मानिसहरूले मेरो कुरामा ध्यान दिन्थे। तिनीहरू मेरो सल्लाह सुन्दा चुपचाप रहन्थे।
बोलीसके पछि मेरो कुरा सुन्नेहरूमा कसैको केही बोलन रहँदैनथ्यो।
- 22 मैले बोल्दा मानिसहरूले मेरो कुरालाई ध्यान दिइरहेका हुन्थे,
तिनीहरू अरु केही भन्ने थिएनन्। मेरो शब्दहरू तिनीहरूका कानहरूमा मन्द गतिमा पर्थे।
- 23 मेरो प्रवचनको निम्ति मानिसहरू मलाई पर्थन्थे, मानौं तिनीहरूले वर्षालाई पछिरेछन्।
तिनीहरूले मेरो शब्दहरू पिउँथे मानौं तिनीहरू बसन्तको बेलामा वर्षाको पानी थियो।
- 24 जब म ती मानिसहरूसित हाँसे तिनीहरूले यो विन्वास गर्न सकेनन्।
मेरो आनन्दित अनुहारले उनीहरूलाई हतोत्साही गरेन।
- 25 म तिनीहरूकै मुखिया थिएँ तापनि म ती मानिसहरूसँग रहन चाहन्थे।
दुःखी मानिसहरूलाई सान्त्वना दिँदै म तिनीहरूका छाउनीका समूहमा राजा झैं थिएँ।

30

- 1 “तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्।
अनि तिनीहरूका पिताहरू यति व्यर्थका थिएँ कि म तिनीहरूलाई कुकुरहरू सँग मेरो भेडाको रक्षा गर्नलाई राख्थे।
- 2 ती जवान मानिसहरूका पिताहरू यति कमजोर थिएँ कि तिनीहरूले मलाई सघाउन सक्थेनन्।
तिनीहरू बूढ र थकित थिएँ, तिनीहरूका मांसपेशीहरू कडा अनि एकदमै बलियो थिएनन्।
- 3 तिनीहरू मृत मानिसहरू जस्ता थिएँ। तिनीहरू खान नपाएर भोकै थिएँ।
यसैले तिनीहरू मरुघानका (मरुभूमिको खाल्डाहरूमा जमेको पानी) सुख्खा धुलोहरू खान्थे।
- 4 तिनीहरूले जङ्गलमा नूनिलो झारका पालुवाहरू तान्छन्
तिनीहरूले झ्याउका जराहरू खान्थे।
- 5 तिनीहरू अन्य मानिसहरूबाट खेदिन्छन्।
मानिसहरू तिनीहरूलाई चोर ठानेर चिच्याउछन्।
- 6 तिनीहरू सुख्खा नदीका किनारहरूमा, पहाडका गुफाहरू
र जमीनका प्वालहरूमा बाच्नु पर्छ।
- 7 झाडीहरूमा तिनीहरू चिच्याउँछन्,
अनि काँडे झाडीहरूमा सँग-सँगै अल्झेकाछन्।
- 8 तिनीहरू नाउँ नभएका महत्त्वहीन मानिसहरूका झण्डहरू हुन
जो आफ्नो देशबाट जबरजस्ती निकालिए।

- 9 “अहिले ती मानिसहरूका छोराहरूले मेरो हाँसो उडाउनु मेरो बारेमा गीत गाउँछन्।
मेरो नाउँ तिनीहरूका लागि ठट्टाको शब्द भएको छ।
- 10 ती जवान मानिसहरूले मलाई घृणा गर्दछन्, तिनीहरू मदेखि टाढा रहन्छन्।
तिनीहरू सोच्दछन् कि तिनीहरू म भन्दा राम्रा छन्। तिनीहरूले मेरो मुखमा पनि थुकन्छन्।
- 11 परमेश्वरले मेरो धनुबाट तौंदो लानु भयो र मलाई कमजोर बनाउनु भयो।
ती मानिसहरूले आफै थामिदिन बस् क्रोधित भएर मेरो विरोधमा जान्छन्।
- 12 ती युवकहरूले दाहिनेपट्टि आक्रमण गर्छन्। तिनीहरूले मेरो खुट्टामा हिकाँए मबाट अलग पार्न खोज्छन्।
म एक आक्रमण भईरहेको शहर जस्तो अनुभव गर्छु
तिनीहरूले मेरो भित्ताहरूमा मैले फर्किएर मलाई आक्रमण गरी नष्ट बनाउँछन्।
- 13 भाग नसकोस् भनी मेरो बाटो छेक्छन्। तिनीहरूले मलाई ध्वंस गर्नमा सफल भए।
तिनीहरू कसैलाई सहयोग गर्न चाहँदैनन्।
- 14 तिनीहरूले भित्तामा पवाल बनाउँछन् तिनीहरू त्यस पवालबाट खचाखच आउँछन्
अनि ढुङ्गाहरू फोर्दै ममाथि पर्छन्।
- 15 म डरले कामिरहेछु हावाले केही चीज उडाई लगे जस्तो गरी ती युवकहरू मेरो खेदो लाउँछन्।
मेरो सुरक्षा बादल जस्तो विलिन हुँदछ।
- 16 “अहिले मेरो जीवन प्रायः बितिसक्यो, अनि म चौडै मर्नेछु।
पीडित दिनहरूले मलाई पकेकोछ।
- 17 मेरो हड्डीहरू पीडाले राती दुख्छ।
मलाई कष्टले चपाउन कहिल्यै छाड्दैन।
- 18 परमेश्वरले मेरो कोटको कलरमा सम्राट हुन्छ
अनि बटारेर रूप बिगारिदिनु हुन्छ।
- 19 परमेश्वरले मलाई हिलोमा जाकि दिनु भयो
र म धूलो र खरानी जस्तै भएकोछु।
- 20 “हे परमेश्वर,
सहायताको लागि मैले पुकारें,
म उठेर र प्रार्थना गरेँ,
तर तपाईंले मलाई ध्यान दिनु भएन।
- 21 हे परमेश्वर, तपाईंले मसित निष्ठुरताले व्यवहार गर्नु हुन्छ।
मलाई सताउन तपाईं शक्ति प्रयोग गर्नुहुन्छ।
- 22 हे परमेश्वर, तपाईं मेरो लागि निष्ठुर हुनु भयो।
मलाई नष्ट पार्न तपाईं आफ्नो शक्ति प्रयोग गर्नु हुन्छ।
- 23 मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ,
त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।
- 24 “तर, निष्ठुर जो मानिस सर्वनाश भएकोछ अनि सहायता माग्दैछ,
त्यसलाई कसैले पनि नोक्सान पुर्याउँदैन।
- 25 तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रुएँ।
तपाईं जान्नु हुन्छ गरीब मानिसहरूको लागि मेरो हृदय सधैं दुःखीत थियो।
- 26 जब मैले राम्रो चीज खोजे बद्दलामा नराम्रो पाएँ।
जब मैले उज्यालो खोजेँ, अंधारो आयो।
- 27 म भित्र कष्ट कहिल्यै रोकिदैन
अनि दुःख भएर शुरू भएको छ।
- 28 म सधैं दुःखी र उदासीन छु कुनै चैन छैन।
म सहायताको लागि सभामा उभिन्छु।
- 29 म जङ्गली कुकुर
र मस्भूमिमा शत्रुसर्ग जस्तै एक्लो छु।
- 30 मेरो छाला जलेकोछ र उज्ज्विलैछ।
ज्वरोले मेरो शरीर तातो छ।
- 31 मेरो वीणाले कर्णाको लय निकाल्छ
मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ।

31

- 1 “मैले आफ्नो आँखासित सम्झौता गरेको छु कि
वासना उब्जाउने तरिकाले म कुनै तुरूपीलाई हेदिनँ।
- 2 परमेश्वरले स्वर्गबाट ठहराउनु भएको भाग कुन चाहिँ हो?
उभोबाट सर्वशक्तिमानले दिनुभएको इनाम!

- 3 परमेश्वरले दृष्टको निम्ति नाश पठाउनु हुन्छ,
खराब गर्नेहरूको लागि विपत्ति पठाउनु हुन्छ।
- 4 मेरो चाल परमेश्वरले जान्नु हुन्छ
मेरो हरेक पाइला उहाँले देख्नुहुन्छ।
- 5 “यदि झटो कुरोसित मेरो केही सरोकार भएको भए
र छली चालमा म फँसेको भए,
6 न्यायको तराजुमा परमेश्वरले मलाई तौलू
र परमेश्वरले जान्नुहुनेछ कि म निर्दोष छु।
7 यदि मेरो पाइला कुमार्ग तिर लम्कीएको भए,
यदि मेरो मनले आँखाको इच्छा अनुसार गल्ती गरेको छ भने
अथवा मेरो हातमा मैला टाँसिएको छ भने,
8 मैले रोपेको अन्न अर्कोले खावोस्,
र मेरा बाली जै समेत उखेलिओस्!
- 9 “यदि मेरो मन कुनै झीले मोहित गरेको रहेछ भने
अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने,
10 मेरी पत्नीले अर्को मानिसको लागि खाना तयार पारोस्,
र अरू मानिसहरू उसित सुतोस्।
11 किन? किनभने सम्भोग लाजलामे कुरा हो,
न्यायको साम्ने एउटा अपराध हो।
12 त्यो त नाश गर्ने आगो हुनेछ,
मेरो सम्पूर्ण कुरा यसले उखेल्छ।
- 13 “मैले मेरो दास वा दासीको बिन्ती इन्कार गरेको भए,
तिनीहरूले मकहाँ आफ्नो उजुर ल्याउँदा मैले त्यो इन्कार गरेको छु भने,
14 परमेश्वरको अघाडी जाँदा म के गर्ने?
उहाँले सबै कुरा सोध्दा मैले के जवाफ दिने?
15 परमेश्वरले मलाई मेरी आमाको गर्भमा रचनुभयो र तिनीहरूलाई पनि तिनीहरूकी आमाको गर्भमा रचनुभयो,
परमेश्वरले हामीहरूलाई गर्भमा रूप दिनुभएको हो।
- 16 “गरीबहरूलाई तिनीहरूको चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छैन,
विधवाहरूलाई सहायता बिना राखेको छैन।
17 म स्वार्थी भएको छैन, मैले टुहराहरूलाई भोकै राखेको छैन।
18 तर मेरो युवा अवस्थादेखि, टुहराहरूलाई बाबु जस्तै भएर हर्काएँ,
मेरो बाल्य अवस्थादेखि मैले विधवाहरूलाई अगुवाई दिएँ।
19 जब म मानिसहरू पीडित भएको देख्छु किनभने तिनीहरूसँग लगाउने लगा छैन।
अथवा पोशाक हीन एक गरीब मानिस,
20 मैले सधै तिनीहरूलाई लगाउने लगाहरू दिएँ।
मैले आफ्नै भेडाको ऊन ओडाई दिएँ तिनीहरूलाई न्यानो पारेँ
अनि तिनीहरूले हृदयबाट नै मलाई आशीर्वाद दिए।
- 21 फाटकमा न्यायकर्ताहरूले टुहराहरूको विस्डुमा मेरो पक्ष लिनेछन् भनी जान्दा जान्दै पनि
मैले कहिल्यै तिनीहरूमाथि डर देखाउन हात उठाइनँ।
22 यदि मैले त्यस्तो कहिल्यै गरे भने
तब मेरो पाखुरा त्यसको जोर्नीबाट फुस्किनेछ र कुमबाट तल झर्नेछ।
23 तर मैले त्यस्तो नराप्नो काम गरिनँ।
म परमेश्वरको दण्डदेखि त्रासित छु।
उहाँको महिमाले मलाई भयभीत पार्छ।
- 24 “मैले कहिले पनि आफ्नो धनमा भरोसा गरिन।
मैले धनलाई कहिल्यै पनि भनिन कि तिमी मेरो आशा है।”
- 25 म धनी थिएँ
तर धनले मेरो घमण्ड बढाएन।
मैले प्रशस्त धन कमाएँ
तर त्यसले मलाई सुखी बनाएन।
26 मैले कहिल्यै पनि उज्वल घाम
र सुन्दर जन्लाई पूजिनँ।
27 मेरो हृदय गुमरूपमा वहकाइएको थिएन
अनि मेरो हात घाम र जूत पूजन कहिल्यै चुमिनँ।
28 त्यो पनि पाप हो त्यसले दण्ड दिने पछि।
यदि मैले तिनीहरूलाई पूजेको भए, म सर्वशक्तिमान परमेश्वर प्रति विश्वासी हुने थिइन।

- 29 “जब मेरो शत्रुहरू नष्ट भए
म कहिले खुशी भइनेँ।
शत्रुहरूमाथि नराम्रो आई लाग्दा
मैले तिनीहरूलाई खिसी गरिनेँ।
- 30 शत्रुलाई सरापेर मेरो मुखलाई पाप कार्य गर्ने दिइनेँ।
अनि तिनीहरूको मृत्युको लागि इच्छा गरिन।
- 31 मेरा घरका सबै मानिसहरू जन्दछन कि
मैले परदेशीहरूलाई सधैं भोजन खुवाएँ।
- 32 परदेशीहरू गल्लीमा सुन्न नपरोस भनी
मैले तिनीहरूलाई आफ्नो घरमा बोलाएँ।
- 33 अन्य मानिसहरूले आफ्नो अपराधहरू लुकाउने कोशिश गर्छन
तर मैले मेरो दोष कहिल्यै लुकाइन।
- 34 मानिसहरूले के भन्लान भन्ने कुरामा म डराएँ। त्यस्तो भयले मलाई कहिल्यै नराम्रो कार्य गर्न दिएन।
मैले कहिल्यै बाहिर जान अस्वीकार गरिनेँ। मानिसहरूको ममाथिको घृणादेखि म कहिल्यै डराइनेँ।
- 35 “अहो! कसैले मेरो कुरामा ध्यान दिओस् भन्ने म कामना गर्छु।
मलाई मेरो कुरा व्याख्या गर्न दिइओस्।
म इच्छा राख्छु कि सर्वशक्तिमान परमेश्वरले मलाई जवाफ दिउन्।
म इच्छा गर्छु कि मैले जे कुकर्म गरे त्यस विषयमा उहाँले के सोच्नु हुन्छ लेखुन।
- 36 तब म त्यो चिन्ह स्वप्न मेरो घाँटी वरिपरि बाँध्नेछु
म त्यसलाई मुकुट झैं आफ्नो शिरमा लगाउनेछु।
- 37 यदि परमेश्वरले त्यसो गर्नुभयो भने, तब मैले गरेका सारा कुराहरू म व्याख्या गर्न सकूँला।
म परमेश्वर नजिक मुखिया सरह आफ्नो शिर उच्च गरेर आउँन सकौँ।
- 38 “मैले कसैबाट जमीन चोरिनेँ
कसैले पनि मलाई त्यसले चोर्यो भनेर दोष लगाउन सक्तैन।
- 39 मले सधैं किसानहरूलाई खाद्यन्नको निम्ति पैसा दिएँ, जो मैले भूमिबाट प्राप्त गरेँ
अनि कहिल्यै पनि अर्कोको दखलमा भएको जमीन खोप्ने प्रयास गरिनेँ।
- 40 यदि मैले सर्वदा त्यस्तो दुष्ट कामहरू गरेको भए गह्रँ र जाँ उभिनुको सट्टामा
काँडा र झारहरू मेरो खेतमा उम्रियोस।”

अथर्वका प्रवचन समाप्त भयो।

32

इलीहले तर्क थपदछ

- 1 त्यसपछि अथर्वका तीनैजना साथीहरूले अथर्वलाई जवाफ दिन छाडे। तिनीहरूले जवाफ दिन छाडे किनभने अथर्व निर्दोष थिएँ भनी विन्वास्त थियो।
- 2 तर त्यहाँ बारकेलका छोरो एलीह भने एक जवान केटी थियो। बारकेल बज नाउँका एउटा मानिसका वंशका थिए। एलीह रामका परिवारका थियो। एलीह अथर्वसंग अत्यन्त क्रोधित भयो। किनभने अथर्वले स्वयं परमेश्वर भन्दा अझ धार्मिक हुँ भन्दै थियो।
- 3 एलीह अथर्वका तीनैजना साथीहरूसँग पनि क्रोधित थियो। किनभने अथर्वका साथीहरूले अथर्वका प्रश्नहरूको ठीक जवाफ दिन सकेनन्। तिनीहरूले अथर्व गल्ती थियो भनेर प्रमाण गर्न सकेनन्।
- 4 अथर्व र तिनका साथीहरू सबै एलीह भन्दा जेठा थिए। यसकारण सबैले भनी सकुञ्जेल उसले पख्यो। त्यसपछि उसले पनि बोल्न सक्छु भन्ने अनुभव गर्थे।
- 5 अनि जब एलीहले देखे कि अथर्वका साथीहरूले उनलाई उत्तर दिनु असमर्थ थिए, त्यो रिसायो।
- 6 यसकारण उसले भन्न थाल्यो। उसले भन्यो:

- “म जवान मानिस मात्र हुँ। अनि तिमीहरू बूढा मानिसहरू हो।
यसकारण मेरो विचार तिमीहरूलाई पोखाउन म भयभीत भएँ।
- 7 म स्वयंले सोचेँ, ‘बूढा मानिसहरू पहिला बोल्नु पर्छ।
बूढा मानिसहरू धेरै लामो बाँचे। यसकारण तिनीहरूले धेरै कुराहरू सिके।’
- 8 तर परमेश्वरको आत्माले मानिसलाई ज्ञानी बनाउँछ।
सर्वशक्तिमान परमेश्वरको ‘आत्माले’ मानिसहरूलाई बोल्न सक्ने बनाउँछ।
- 9 बूढा मानिसहरू मात्र ज्ञानी हुँदैनन्।
बूढा मानिसहरूले मात्र ठीक कुरा बुझ्छन् भन्ने छैन।
- 10 “यसकारण दया गरेर मेरो कुरामा ध्यान देऊ।
अनि मैले के सोच्दछु त्यो भन्नेछु।
- 11 जब तिमीहरू बोल्थौ मैले खुब धीरजसाथ पर्छे।
मैले ती जवाफहरूमा ध्यान दिएँ जुन तिमीहरूले अथर्वलाई दियो।
- 12 तिमीहरूले भनेका कुराहरू मैले होशियारी साथ सुने।

- तिमीहरू कसैले पनि अय्यब गलती छ भनी प्रमाण दिएनौ।
 तिमीहरू बीच कसैले पनि उसको बहश विरुद्ध सन्तुष्टपूर्ण जवाफ दिएनौ।
 13 तिमीहरू तीनजना मानिसहरूले भन्न सकिनौ कि तिमीहरूले ज्ञान प्राप्त गरेका छौ।
 परमेश्वरले अय्यबको तर्कहरूको जवाफ दिनु नै पर्छ, मानिसहरूले होइन।
 14 अय्यबले मलाई आफ्नो तर्कहरू प्रस्तुत गरेन,
 यसकारण तिमीहरूले प्रयोग गरेका तर्कहरू म प्रयोग गर्ने छैन।
- 15 “अय्यब, ती मानिसहरूले साहस हराए।
 तिनीहरूसँग अब भन्ने केही कुरा छैन।
 तिनीहरूले प्रस्तुत गर्ने जवाफ केही छैन।
- 16 अय्यब, तिमीलाई जवाफ दिनलाई मैले तीनजना मानिसहरूलाई पर्छे,
 तर तिनीहरू चुपचापछन।
 तिनीहरूले तिमीसँग आलोचना गर्न छाडे।
- 17 यसैले अब तिमीलाई म जवाफ दिनेछु।
 हो, म के सोच्दछु त्यही तिमीलाई भन्नेछु।
- 18 म कुनै कुराहरूले भरिएकोछु कि
 म बोल्नै पर्छे नत्र म पडिँकनेछु।
- 19 म नयाँ दाखरस हालेको छालाको थैलो जस्तै छु जुन खोलिएकै छैन।
 म त्यो नयाँ दाखरस राख्ने थैलो जस्तो छु जुन फुटेर खोलिन तैयार छ।
- 20 यसकारण म बोल्नै पर्छे तब मात्र म शान्तिको सास फेर्ने छु।
 मैले बोल्नै पर्छे र अय्यबको तर्कहरूको जवाफ दिनेछु।
- 21 मैले अय्यबसँग त्यस्तै व्यवहार गर्नुपर्छे जसरी म अन्य मानिसहरूलाई गर्दथे।
 म उसलाई राम्रो कुराहरू भन्ने कोशिश गर्ने छैन म त्यही भन्नेछु जुन मैले भन्नु पर्छे।
- 22 म अन्य मानिस सरह कसैलाई निको व्यवहार गर्न सक्तिन।
 यदि मैले त्यसो गरे भने परमेश्वरले मलाई दण्ड दिनु हुनेछ।

33

- 1 “अब अय्यब, मेरो कुरा ध्यान दिएर सुन।
 ती कुराहरू होशियारी साथ सुन जुन म भन्छु।
- 2 म बोल्न तयार छु।
- 3 मेरो हृदय निष्कपट छ, यसैले म सरल शब्दहरू बोल्ने छु।
 ती विषय म सत्य बोल्ने छु जुन म जान्दछु।
- 4 परमेश्वरको आत्माले मलाई बनाउनु भयो।
 मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ।
- 5 अय्यब, मेरो कुरा ध्यान दिएर सुन। अनि तिमी सक्छौ भने मलाई जवाफ देऊ।
 तिमी जवाफ तयार पार ताकि तिमी मसँग तर्क गर्न सक्षम हुनेछौ।
- 6 परमेश्वरको समक्ष तिमी र म बराबर छौं
 परमेश्वरले हामी दुवैलाई बनाउन माटो प्रयोग गर्नु भयो।
- 7 अय्यब म देखि नडराऊ
 म तिमीमाथि निष्ठुर हुने छैन।
- 8 “तर अय्यब,
 तिमीले भनेको मैले सुनें।
- 9 तिमीले भन्थो: ‘म शूद्र छु म निर्दोष छु,
 मैले केही गलती काम गरिनें म दोषी छैन।
- 10 मैले गलती काम गरिनें, तर परमेश्वर मेरो विरुद्ध हुनुहुन्छ।
 परमेश्वरले मलाई शत्रुलाई झैं व्यवहार गर्नु भयो।
- 11 परमेश्वरले मेरो खुट्टामा साङ्गलीहरू लगाई दिनु भयो,
 परमेश्वरले मेरो प्रत्येक कार्यमा नियालेर हेर्नुहुन्छ।’
- 12 “तर, अय्यब, तिमी यसविषयमा गलती छौ अनि तिमी गलती छौ भनी त्यो म प्रमाण गर्नेछु।
 किनभने परमेश्वर मानिसहरू भन्दा अत्यन्तै महान हुनुहुन्छ।
- 13 अय्यब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ।
 तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ।
- 14 परमेश्वरले विभिन्न प्रकारले बोल्न सक्नु हुन्छ,
 यस्तो तरिका कि मानिसहरू यसलाई बुझ्दैनन्।
- 15 हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ,
 अथवा राती दर्शनमा जब तिमीहरू गहिरो निद्रामा हुन्छन्।

- 16 तिनीहरू एकदमै भयभीत हुन्छन्
जब तिनीहरूले परमेश्वरको चेतावनी सुन्छन्।
- 17 परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ,
अनि अहंकारी हुनदेखि रोक्नुहुनेछ।
- 18 परमेश्वरले मानिसहरूलाई सावधान गर्नुहुनेछ तब उहाँले तिनीहरूलाई मृत्युको मुखबाट बचाउन सक्नु हुन्छ।
परमेश्वरले मानिसहरूलाई विनाशबाट बचाउनुहुन्छ।
- 19 “दुःखी अथवा, ओछ्यानमा सुतिरहनु पर्ने कष्ट दिएर
अनि उसका हड्डीहरू सधैं रहने बनाई परमेश्वरले एकजना मानिसलाई अनुशासित पार्न सक्नुहुन्छ।
- 20 तब त्यस मानिसले खान सक्ने।
त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्ने।
- 21 उसको शरीर जीर्ण हुँदै जान्छ
अनि उ हाड र छाला मात्र हुन्छ।
- 22 त्यो मानिस मृत्युको ठाउँमा पुग्दछ
अनि उसको जीवन सम्मुखिन हुन्छ।
- 23 परमेश्वरसंग हजारौं दूतहरू छन्। हुन सक्छ ती मध्ये कुनै एकजनाले त्यस मानिसलाई नियाली रहेको हुन्छ।
त्यो दूत त्यो मानिससित बोल्छ अनि साँच्चो कुरा भन्छ।
- 24 त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ
अनि परमेश्वरलाई भन्छ, ‘मृत-लोकदेखि यस मानिसलाई बचाउनु होस्।
उसको पापको मूल्य चुकाउने तरिका मैले पाएको छु।’
- 25 तब त्यो मानिसको शरीर फेरि जवानीपन आउनेछ र बलियो हुनेछ। त्यो मानिस पहिले जस्तो तन्देरी थियो त्यस्तै नै हुनेछ।
- 26 त्यो मानिसले परमेश्वरलाई प्रार्थना गर्ने छ अनि परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुहुनेछ।
त्यो मानिस आनन्दले चिच्याउने छ
अनि परमेश्वरलाई महिमा गर्नेछ, उसले फेरि असल जीवन बाँच्नेछ।
- 27 तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ।
उसले भन्नेछ, ‘मैले पाप गरे। मैले असललाई खराब बनाएँ।
तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।
- 28 परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो।
अब फेरि मेरो जीवनमा आनन्द भोग गर्न सक्छु।’
- 29 “परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ।
- 30 त्यस मानिसलाई सावधान गराउन
अनि उसको आत्मालाई मृतलोक देखि बचाउनलाई ताकि त्यस मानिसले आफ्नो जीवनमा आनन्द भोग्न सकोस।
- 31 “अय्यब, मेरो कुरा होशियारीले सुन,
शान्त हो र मलाई बोल्न देऊ।
- 32 तर अय्यब, यदि तिमी मसँग सहमत हुँदैनौ भने तब अघि बढ र भन।
मलाई उत्तर देऊ,
किनभने तिम्रो निम्ति के राम्रो हो त्यो म चाहन्छु।
- 33 तर अय्यब, यदि तिमीलाई केही भन्नु छैन भने मेरो कुरामा ध्यान देऊ।
शान्त हो, अनि म तिमीलाई ज्ञानको उपदेशहरू दिनेछु।”

34

- 1 तब एलीहले फेरि बोल्न शुरू गर्यो। उसले भन्यो:
- 2 “तिमीहरू ज्ञानी पुरुषहरू मैले भनेको कुराहरूमा ध्यान देऊ।
तिमी चतुर मानिसहरू मप्रति ध्यान देऊ।
- 3 जसरी जिब्रोले चाखेर खानेकुराको स्वाद परीक्षण गरिन्छ
त्यसरी नै कानले पनि शब्दहरू सुनेर परीक्षण गरिन्छ।
- 4 यसकारण यी तर्कहरूको परीक्षण गरौं अनि के ठीक हो त्यसको निर्णय हामी आफैं गरौं।
हामी आफैं हाम्रा निम्ति के असल हो जानौं।
- 5 अय्यब भन्छन्, ‘म निर्दोष छु।
अनि मप्रति परमेश्वर निष्पक्ष हुनुहुन्छ।
- 6 म निर्दोष छु तर मलाई झट्टो मानिएकोछ।
म निर्दोष छु तर म राम्रो प्रकारले व्यथित छु।’
- 7 “के त्यहाँ अय्यब जस्तै अन्य मानिस कोही छ?
यदि तिमीहरूले अय्यबलाई अपमान गरे उसले त्यो पानी झैं पिउँछ।
- 8 दृष्ट मानिसहरूसँग अय्यबको भिन्नता छ।

अथर्व दृष्टहस्तित रहन चाहन्छ।

9 म किन त्यसो भन्छु? किनभने अथर्व भन्दछ, यदि उसले परमेश्वरलाई खुशी पार्ने कोशिश गर्दछ भने, 'कुनै पनि मानिसले केही पनि उपलब्ध गर्दैन।'

10 "तिमीहरू बुझ्न सक्छौ यसैले मेरो कुरा ध्यान दिएर सुन।
परमेश्वरले त्यस्तो अहित काम कहिल्यै गर्नु हुँदैन।
सर्वशक्तिमान परमेश्वरले त्यस्तो दुष्खोई गर्नु हुँदैन।

11 मानिसहरूले गरेका कर्महरूको फल परमेश्वरले दिनु हुनेछ।
परमेश्वरले कर्म जस्तो छ त्यस्तै फल दिनुहुनेछ।

12 यो सत्य हो। परमेश्वरले गल्ती काम गर्नु हुँदैन।
सर्वशक्तिमान परमेश्वरले न्याय कहिल्यै पनि विगारु हुँदैन।

13 कसैले पनि परमेश्वरलाई पृथ्वीको अधिकारीको रूपमा चुन्न सक्तैन कसैले पनि परमेश्वरलाई सारा संसारको उत्तरदायी बनाउन सक्तैन
परमेश्वरले सारा थोक सृजना गर्नुभयो अनि उहाँ सधै नियन्त्रणमा रहनु भयो।

14 यदि परमेश्वरले मानिसहरूबाट आफ्नो आत्मा
र स्वास लैजान चाहनुहुन्छ भने

15 तब पृथ्वीमा भएका सम्पूर्ण मानिसहरू मर्नेछन्।
सारा मानिसहरू फेरि धूलो हुनेछन्।

16 "यदि तिमीहरू बुद्धीमानी छौ भने
मैले भनेका कुरामा ध्यान दिएर सुन।

17 कुनै मानिस जसले निष्पक्ष मन पराउँदैन शासक हुन सक्तैन।
अथर्व के तिमी उहाँको दोषलाई न्याय गर्नु सक्छौ?
परमेश्वर बलियो र धर्मी हुनुहुन्छ।

18 परमेश्वर जसले राजाहरूलाई भन्नुहुन्छ, 'तिमीहरू महत्त्वहीन छौ।'
परमेश्वरले मुखियाहरूलाई भन्नुहुन्छ 'तिमीहरू दुष्ट हो।'

19 परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्छ।
अनि जतिको प्रेम गरीब मानिसहरूलाई गर्नुहुन्छ त्यतिको प्रेम धनीहरूलाई गर्नुहुन्छ।
किनभने परमेश्वरले प्रत्येक मानिसलाई बनाउनु भयो।

20 मानिसहरू अचानक मर्न सक्छ मध्य रातमा मानिसहरू विमार हुन्छन्
अनि मरेर जान्छन्।
कुनै स्पष्ट कारण बिना शक्तिशाली मानिसहरू पनि मर्छन्।

21 "मानिसहरूले के गर्दछ भनेर परमेश्वर नियाल्नु हुन्छ।
मानिसहरूको प्रत्येक पाइलाका चाललाई परमेश्वर जान्नु हुन्छ।

22 अनिष्ट कर्म गर्ने मानिसहरूले
परमेश्वरबाट लुक्ने अँध्यारो पाउँदैन।

23 न्यायको लागि परमेश्वरको सामुन्ने जान
मानिसले समय निर्धारण गर्दैन, (त्यो अधिकार परमेश्वरको हो।)

24 यदि शक्तिशाली मानिसहरूले पनि अनिष्ट कामहरू गरे भने
परमेश्वरले तिनीहरूलाई प्रश्न गर्ने आवश्यक छैन।

परमेश्वरले तिनीहरूलाई सामान्य रूपले नष्ट गर्नु हुनेछ
अनि अन्य मानिसहरूलाई मुखिया चुन्नु हुनेछ।

25 यसकारण परमेश्वरले मानिसहरूले के गर्दछ भनेर जान्नु हुन्छ।
यही कारणले गर्दा परमेश्वरले दृष्टहरूलाई पराजित गर्नुहुन्छ अनि रात रातमा नै ध्वंस गर्नुहुन्छ।

26 परमेश्वरले दृष्ट मानिसहरूलाई दण्ड दिनु हुन्छ किनभने तिनीहरूले अनिष्ट कामहरू गरेका हुन्छन्।
अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु हुनेछ कारण अन्य मानिसहरूले पनि त्यस्तो घटना देख्न सक्छन्।

27 किनभने दृष्ट मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्न छाडे।
अनि परमेश्वरले गर्नु भएको कामहरूलाई ती दृष्ट मानिसहरूले पर्वह गर्न छाडे।

28 ती दृष्ट मानिसहरूले दीन दुःखी मानिसहरूलाई दुःख दिन्छन् अनि परमेश्वरलाई गुहारनाका लागि वाध्य गराउँछन्।
परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ।

29 तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन।
यदि परमेश्वरले आफूलाई मानिसहरूदेखि लुकाउनु हुन्छ भने

तब कसैले पनि उहाँलाई भेट्न सक्ने छैन।
परमेश्वर प्रत्येक मानिस र जाति माथिका शासक हुनुहुन्छ।

30 अनि यदि शासकले पाप गर्न मानिसलाई प्रेरित गर्छन् भने
तब उसलाई आफ्नो शक्तिबाट बन्चित गराई दिनु हुन्छ।

31 "त्यो हुनेछ जबसम्म उसले परमेश्वरलाई भन्दैन
'म दोषी हूँ, अबोप्रान्त म पाप गर्ने छैन।'

32 परमेश्वर, मैले तपाईंलाई नदेखे तापनि कृपया मलाई बाँचनलाई ठीक शिक्षा दिनु होस्।

- यदि मैले गल्ली काम गरेको रहेछ भने म फेरि त्यस्तो गर्ने छैन।’
- 33 अव्युत्त, तिमी चाहन्छौ कि परमेश्वरले तिमीलाई पुरस्कार दिउन्।
तर तिमी परिवर्तन हुन अस्वीकार गर्छौ।
अव्युत्त, यो तिम्नो निर्णय हो, मेरो होइन।
मलाई बताऊ तिमी के सोच्छौ।
- 34 एक ज्ञानी मानिसले मेरो कुरा ध्यानले सुन्ने छ
ज्ञानी मानिसले भन्नेछ,
35 ‘अव्युत्तले मूर्ख मानिसले जस्तो बोल्दैछ।
अव्युत्तले भनेका कुराहरूमा कुनै सार्थक नै छैन।’
- 36 मेरो विचारमा अव्युत्तले अझ बढी दण्ड पाउनु पर्ने हो।
किनभने अव्युत्तले हामीलाई एकजना दुष्ट मानिसकै व्यवहारले जवाफ दिए।
- 37 अव्युत्तले आफ्ना अन्य पापहरूसँग बिद्रोह थप्यो।
अव्युत्तले हाम्रो सम्मुख बसेर र हामीलाई अपमान गर्छ साथै परमेश्वरको विषयमा ठट्टा गर्छ।”

35

- 1 एलीह लगातर बोलीरहे र उसले भन्यो:
- 2 “अव्युत्त, तिमीले यस्तो भन्नु राम्रो होइन,
‘म परमेश्वर भन्दा अझ सही छु।’
- 3 अनि अव्युत्त, तिमी परमेश्वरलाई सोध
‘यदि उसले परमेश्वरलाई खुशी पार्ने चेष्टा गरे त्यो मानिसलाई के लाभ हुन्छ?
यदि मैले पाप गरिन भने मलाई के लाभ हुनेछ?’
- 4 “अव्युत्त, म तिमीलाई जवाफ दिन चाहन्छु अनि तिम्नो साथीहरू पनि तिमीसँग यहाँ छन्।
- 5 अव्युत्त, आकाशमाथि हेर,
माथि बादलहरू हेर त्यो तिमीभन्दा माथि छन्।
- 6 अव्युत्त, यदि तिमीले पाप गर्थौ भने यसले परमेश्वरलाई घात पार्दैन।
यदि तिमीले अपराधहरू गर्थौ भने त्यसले परमेश्वरलाई केही असर पार्दैन।
- 7 अनि अव्युत्त, तिमी असल छौ भने त्यसले परमेश्वरलाई सहयोग गर्दैन।
परमेश्वरले तिमीदिखि केही पनि पाउनु हुन्न।
- 8 अव्युत्त, तिमीले सुकर्म अथवा कुकर्म जे गर्छौ त्यसले तिमी जस्तै अन्य मानिसहरूलाई प्रभाव पार्दछ।
तर ती कर्महरूले परमेश्वरलाई सहयोग अथवा आघात केही पुर्याउँदैन।
- 9 “यदि दुष्ट मानिसहरूलाई नोकसान परिरहेको छ भने तिनीहरू गुहारको लागि चिच्याउँछन्।
तिनीहरू शक्तिशाली मानिसहरूबाट बाँच्न गुहार माग्छन्।
- 10 तर ती दुष्ट मानिसहरू परमेश्वरलाई गृहार्दैनन्। तिनीहरूले भन्ने छैनन् ‘परमेश्वर कहाँ हुनुहुन्छ जसले मलाई सृष्टि गर्नुभयो?
परमेश्वर कहाँ हुनुहुन्छ? जब मानिसहरू दुःखमा पर्छन् परमेश्वरले तिनीहरूलाई सहायता गर्नुहुन्छ।’
- 11 परमेश्वरले हामीलाई चराचुरूङ्गी र जनावरहरू भन्दा ज्ञानी बनाउनु भयो।
यसकारण उहाँ कहाँ हुनुहुन्छ?
- 12 “अथवा यदि ती दुष्टहरूले परमेश्वरलाई गुहार मागे भने परमेश्वरले तिनीहरूलाई जवाफ दिनु हुने छैन।
किनभने तिनीहरू साँढे घमण्डी छन्। अझ पनि तिनीहरू नै महत्त्वपूर्ण हौ भनेर सोचदछन्।
- 13 यो सत्य हो, परमेश्वरले तिनीहरूका महत्त्वहीन विन्ती सुन्नु हुने छैन।
सर्वशक्तिमान परमेश्वरले तिनीहरू प्रति ध्यान दिनुहुने छैन।
- 14 यसकारण अव्युत्त, परमेश्वरले तिमीलाई ध्यान दिनुहुन्न
जब तिमी भन्दछौ कि उहाँलाई देखिन।
तिमी परमेश्वरको आगमनको आशा गरिरहेका छौ ताकि
तिमी आफै निर्दोष प्रमाण गर्न सक्छौ।
- 15 “अव्युत्त, सोच कि परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु भएन,
उसले सोचदछ कि परमेश्वरले पापमाथि ध्यान दिनु भएन।
- 16 यसकारण अव्युत्तले आफ्नो महत्त्वहीन कुराहरू भनिरहे।
अव्युत्तले अझै महत्त्वपूर्ण मानिस जस्तो अभिनय गरिरहे। अव्युत्तले के भनिरहेको छ त्यो उसले आफै जान्दैन भनी बुझ्न सजिलै छ।”

36

- 1 एलीह लगातर बोलिएछो। उसले भन्यो:
- 2 “मसँग केही बेर धैर्यधारण गरी बस

- परमेश्वरसँग केही कुराहरू छन् जुन मसँग गर्न चाहनुहुन्छ।
- 3 म टाढाबाट बुद्धि पाउँछु। परमेश्वरले मलाई बनाउनु भयो
अनि म प्रमाण गर्न चाहन्छु कि परमेश्वर धर्मी हुनुहुन्छ।
- 4 अथर्व म सत्य कुरा भनिरहेछु।
म के विषयमा भनिरहेछु त्यो म जान्दछु।
- 5 “परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ,
तर उहाँले मानिसहरूलाई घृणा गर्नु हुन्।
परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ
तर उहाँ अत्यन्त ज्ञानी पनि हुनुहुन्छ।
- 6 परमेश्वरले दुष्ट मानिसहरूलाई बाँच्न दिनुहुन्।
परमेश्वरले सधैं दीन-दुःखी मानिसहरूलाई समान व्यवहार गर्नुहुन्छ।
- 7 परमेश्वरले धर्मी मानिसहरूमाथि पहरा दिनु रोकिनु हुनेछैन।
उहाँले राजाहरूलाई सिंहासनमा चौरकालको लागि राख्नु हुन्छ अनि तिनीहरूको उन्नति गराउनु हुन्छ।
- 8 यसैले मानिसहरू दण्डित भए भने,
यदि तिनीहरू साङ्गलो र डोरीहरूले बाँधिए भने, अनि तिनीहरूले गरेका कर्महरूको विषयमा परमेश्वरले भन्न हुनेछ,
9 परमेश्वरले तिनीहरूलाई भन्नु हुनेछ तिनीहरूले के गर्नु गरेका छन्,
अनि तिनीहरूले अपराधहरूमा गर्व गर्छन्।
- 10 परमेश्वरले तिनीहरूलाई उहाँले दिएको चेतावनी धैर्य साथ सुन्न वाध्य गराउनु हुनेछ।
उहाँले तिनीहरूलाई गर्नु कर्महरू गर्न बन्द गराउनु हुनेछ।
- 11 यदि ती मानिसहरूले परमेश्वरको कुराप्रति ध्यान दिएर उहाँको आज्ञा पालन गरे परमेश्वरले तिनीहरूलाई सफल बनाउनु हुनेछ
अनि तिनीहरू सुखी जीवन बाँचेछन्।
- 12 तर तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेन भने तिनीहरू ध्वंस हुने छन्।
तिनीहरू मूर्खहरू जस्तै मर्नेछन्।
- 13 “मानिसहरू जसले परमेश्वरको पवाह गर्दैनन् तिनीहरू सधैं रीस गर्छन्।
परमेश्वरले तिनीहरूलाई दण्ड दिए तापनि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न अस्वीकार गर्छन्।
- 14 अपमानित जीवनदेखि थोकेकाहरू जस्तै
तिनीहरू आफ्ना जवानीपन मै मर्छन्।
- 15 तर परमेश्वरले मानिसहरूलाई उहाँमाथि ध्यान दिओस् भनी चेतना दिनको लागि कष्ट दिनुहुन्छ।
उहाँले तिनीहरूको कष्ट निवारण गरिदिनु हुन्छ।
- 16 “अथर्व, परमेश्वरले तिमीलाई सहयोग गर्नु हुनेछ परमेश्वरले तिमीलाई संकटहरूदेखि छुटकारा दिनुहुनेछ
परमेश्वरले तिमीलाई जीवन सजिलो दिनुहुनेछ।
परमेश्वरले तिमी टोबलमा प्रशस्त भोजनहरू राखिदिनु हुनेछ।
- 17 तर तिमी हेरान छौ कि तिमी दुष्ट भएको कारण परमेश्वर तिमीप्रति अन्यायी हुनु भएको छ। तिमी खाली अदालत जान र न्याय माग्ने कुरा
सोचिरहन्छौ।
- 18 तिमी रीसले परमेश्वरलाई खिसी गर्न तिमीलाई वहकाउन नदेऊ।
सही बाटोबाट महा-प्रलोभनले तिमीलाई खिचन नदेऊ।
- 19 के तिमी चिन्कारले अथवा तिमी अथक चेष्टाहरूले
तिमीलाई कष्टबाट बाहिर निकाल्छ?
- 20 जो मानिसहरू राती भित्र लुक्न चाहन्छन् यसर्थ तिनीहरूलाई भेट्नु रात आओस् भनी कामना गर्छन्।
तिनीहरू सोच्छन् कि तिनीहरू परमेश्वरको आँखा छल्न सक्छन्।
- 21 अथर्व, तिमीले धेरै कष्ट भोग्यौ।
गर्लती नार्नुको लागि होशियार बन। खराब कर्म नगर।
- 22 “हेर, परमेश्वरको शक्तिले उसलाई महान बनायो।
परमेश्वर नै महान गुरू हुनुहुन्छ।
- 23 कसैले पनि परमेश्वरलाई के गर्नु पर्ने भनेर बताउनु पर्दैन।
कसैले पनि परमेश्वरलाई “तपाईंले खराब काम गर्नु भयो” भनी भन्न सक्तैन।
- 24 उहाँले गर्नुभएको कामको लागि उहाँको प्रशंसा गर्नु नभूल।
मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै धेरै गीतहरू लेखेका छन्।
- 25 परमेश्वरले के गर्नु भयो प्रत्येकले देख्न सक्छन्।
धेरै टाढो देशका मानिसहरूले पनि ती कुराहरू देख्न सक्छन्।
- 26 हो, परमेश्वर महान हुनुहुन्छ। तर हामी उहाँको महानता बुझ्न सक्तैनौं।
हामी जान्दैनौं कि परमेश्वर देखि हुनुहुन्छ।
- 27 “परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ
अनि यसलाई तुषारो र हिउँमा परिवर्तन गर्नुहुन्छ।
- 28 यसकारण बादलले पानी वर्षाउँछ

- अनि धैरे पानी मानिसहरूमाथि पर्छ।
 29 परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ
 अथवा मेघ कसरी गर्जाउनु हुन्छ कसैले पनि बुझ्न सक्तैन।
 30 हेर, परमेश्वरले पृथ्वीमाथि प्रकाश फैलाउनु भयो
 समुद्रको गहिरो भागसम्म ढाक्नु भयो।
 31 मानिसहरूमाथि नियन्त्रण राख्
 अनि तिनीहरूलाई प्रशस्त भोजन दिन परमेश्वरले यसो गर्नु हुन्छ।
 32 परमेश्वरले उज्यालो आफ्नो हातमा अट्टाउनु हुन्छ
 र उहाँले जहाँ चाहनुहुन्छ त्यहाँ हिकार्उने आदेश गर्नु हुन्छ।
 33 आकाशको गर्जनले आँधी कहाँ आउदैछ बताउँछ।
 यसर्थ गाई वस्तुले पनि बुझ्छ कि आँधी बेई कहाँ आउँदैछ।

37

- 1 “बज्र, र बिजुलीले मलाई भयभीत पार्छ,
 छातीभित्र मुटु ढुकढुक गर्छ।
 2 सबैले सुन! परमेश्वरको आवाज बज्र जस्तो सुनिन्छ।
 परमेश्वरको मुखबाट आउने मेघ गर्जन सुन।
 3 परमेश्वरले आकाशको वारपार आफ्नो बिजुली चम्काउनु हुन्छ
 अनि यसले सम्पूर्ण पृथ्वी नै चम्काउँछ।
 4 बिजुली चम्केपछि परमेश्वरको गर्जन आवाज सुन्न सकिन्छ।
 परमेश्वर अद्भुत आवाजले गर्ज्नु हुन्छ।
 जब बिजुली चम्कन्छ परमेश्वरको आवाज गर्ज्नुन्छ।
 5 परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ।
 उहाँले महान कर्महरू गर्नु हुन्छ जुन हामी बुझ्न सक्तैनौं।
 6 परमेश्वरले हिऊलाई भन्नुहुन्छ,
 ‘पृथ्वीमा झर’
 अनि परमेश्वरले वर्षालाई भन्नु हुन्छ,
 ‘पृथ्वीमाथि खनिई।’
 7 परमेश्वरले सृष्टी गर्नु भएका सबै मानिसहरूले के गर्नु सक्नु हुन्छ बुझ्नु भनी उहाँले
 त्यसो गर्नु हुन्छ, त्यो उहाँको प्रमाण हो।
 8 जनावरहरू आ-आफ्ना ओडारतिर भागछन् अनि त्यहाँ बस्छन्।
 9 भुँवरी दक्षिणबाट चल्छ।
 चिसो हावा उत्तरबाट आउँछ।
 10 परमेश्वरको स्वासले वरफु बनाउँछ,
 अनि समुद्रहरू जमाउँछ।
 11 परमेश्वरले बादलमा पानी भर्नुहुन्छ,
 अनि गर्जन मेघ फैलाउनु हुन्छ।
 12 परमेश्वरले बादलहरूलाई पृथ्वी वरिपरि बहन आदेश दिनुहुन्छ।
 बादलहरूले परमेश्वरकै आज्ञा अनुसार काम गर्दछ।
 13 बाढी ल्याई मानिसहरूलाई सजाय दिन
 अथवा पानी वर्षाई तिनीहरूमाथि प्रेम दर्शाउन परमेश्वरले बादल ल्याउनु हुन्छ।
 14 “अथ्यब, एक मिनट खडा भएर सुन,
 परमेश्वरले गर्नु भएको ती अनौठा कुराहरू बारे सोच।
 15 अथ्यब, के तिमी जान्दछौ परमेश्वरले कसरी बादलहरूलाई वशमा राख्नुहुन्छ?
 के तिमी जान्दछौ परमेश्वरले कसरी बिजुली चम्काउनु हुन्छ?
 16 के तिमी जान्दछौ कसरी बादलहरू आकाशमा झुण्डिन्छन्?
 परमेश्वरले बनाउनु भएका अनौठा सजनाहरू मध्ये बादल खाली एकमात्र उदाहरण हो। अनि परमेश्वरले ती सबै कुराहरू विषयमा जान्नु हुन्छ।
 17 तर अथ्यब, तिमीले ती कुराहरू जान्दैनौ। जब तातो हावा दक्षिणबाट आउँदछ तिमीलाई पसिना आएर शरीरक लुगाहरू टाँसिनेछ
 अनि प्रत्येक चीज जस्ताको त्यस्तै शान्त रहनेछ।
 18 अथ्यब, के तिमीले परमेश्वरलाई आकाश फैलाउन सहयोग गर्न सक्छौ,
 अनि यसलाई पित्तल जस्तो चम्काउन सक्छौ?
 19 “अथ्यब, बताऊ हामीले परमेश्वरलाई के भन्नु पर्छ!
 तिम्रो अज्ञानताले गर्दा के भन्नु पर्ने हो हामी सोचन सक्तैनौ।
 20 म परमेश्वरलाई भन्ने छैन कि म उहाँसँग बोल्न चाहन्छु।
 त्यो ध्वंस गराई माग्नु बराबर हुनेछ।
 21 एउटा मानिसले घाम हेर्न सक्तैन।
 बादलहरू हावाले उडाई लगिसके पछि यो आकाशमा अत्यन्त उज्यालो र चम्किलो हुन्छ।

- 22 अनि परमेश्वर पनि त्यस्तै हुनुहुन्छ।
पवित्र पर्वतबाट परमेश्वरको सुनौलो महिमा चम्कन्छ परमेश्वरको वरिपरि त्यहाँ उज्यालो हुँदछ।
- 23 सर्वशक्तिमान परमेश्वर महान हुनुहुन्छ। हामी परमेश्वरलाई बुझ्न सक्तैनौं।
परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँ हाम्रो लागि असल र उचित हुनुहुन्छ। परमेश्वरले हामीलाई घात पुर्याउन चाहनुहुन्न।
- 24 त्यसैकारण मानिसहरूले परमेश्वरलाई श्रद्धा गर्दछन्।
तर परमेश्वरले घमण्डी मानिसहरूलाई आदर गर्नुहुन्न किनभने तिनीहरू आफैलाई ज्ञानी ठान्दछन्।”

38

परमेश्वर अय्यबसित बोल्नु हुन्छ

- 1 तब परमेश्वर भुँवरीबाट अय्यबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयो:
- 2 “त्यो अज्ञानी मानिस को हो?
जसले यस्ता मूर्ख कुराहरू गरिरहेको छ।”
- 3 अय्यब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस।
- 4 “तिमी कहाँ* थियो जब मैले पृथ्वी सृष्टि गरे?
यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ।
- 5 यदि तिमी साँढे चतुर छौ भने, संसार यति ठूलो हुनुपर्छ भनेर कसले निर्णय गर्यो?
कसले संसारलाई नापजोख गर्यो?
- 6 पृथ्वीको आधारशिला के हो?
कसले यसमा प्रथम ढुङ्गा राख्यो?
- 7 जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए
अनि दूतहरू आनन्दले कराए।
- 8 “अय्यब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो
त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो?
- 9 त्यसबेला यसलाई मैले बादलहरूले ढाके
अनि अँधेरोमा लपेटें।
- 10 मैले समुद्रको सीमा बाँधे
अनि बन्द द्वारहरूको पछिल्लिर राखे।
- 11 मैले समुद्रलाई भने, ‘तँ यतिसम्म आउन सक्छस, अरु बेशी होइन।
यसरी तिमी अंहकारी छालहरू रोकिनेछ।’
- 12 “अय्यब, के तिमीले आफ्नो जीवनमा कहिल्यै बिहानलाई शुरू हुने आज्ञा दिएको थियो
अथवा दिनलाई शुरू हुने आज्ञा गर्यो?
- 13 अय्यब, के तिमीले कहिले बिहानको उज्यालालाई पृथ्वी समात भन्यो
अनि दुष्ट मानिसहरूलाई लुकेका ठाउँहरूमा भयभीत पार्यो।
- 14 बिहानको उज्यालोले पहाडहरू
र खाल्डाहरू देखिन सजिलो गराइदिन्छ
जब दिनको उज्यालो पृथ्वीमा आउँछ,
ती ठाउँहरूका आकारहरू लुगाको मुजाहरू जस्तै हुन्छन्।
नरम माटोले टाँचाको मुनि आकार लिए जस्तै
पृथ्वीले आकार धारण गर्छ।
- 15 दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्।
किनभने जब उज्यालो फैलिन्छ ती दुष्ट मानिसहरूले खराब कर्म गर्न वाधा पाउँछन्।
- 16 “अय्यब, तिमी कहिले समुद्रको गहिरो भागमा पुगेको छौ जहाँबाट समुद्र शुरू हुन्छ?
तिमी कहिले समुद्रको सतहमा हिडेकाछौं?
- 17 अय्यब तिमीले मृत्युको कालो ठाउँमा डोर्याउने द्वारहरू कहिले देखेका छौं?
तिमीले मृत्युलोकमा लैजाने द्वारहरू देखेका छौं?
- 18 अय्यब, पृथ्वी कति विस्तृत छ के तिमी साँच्चै जान्दछौं?
यदि तिमी यी सारा कुराहरू जान्दछौ भने मलाई भन।
- 19 “अय्यब, प्रकाश कहाँबाट आउने गर्छ?
अन्धकार कहाँबाट आउँदछ?
- 20 अय्यब, के तिमी प्रकाश र अन्धकार कहाँबाट आए तिनीहरू त्यतैतिर फर्काउन सक्छौं?

* 38:4: तिमी कहाँ यहाँ परमेश्वर एलिफासँग बोल्तिरहुनु भएको हुन सक्छ।

- के तिमी जान्दछौ कसरी त्यस ठाउँमा जान पर्छ?
- 21 निःसन्देह तिमी ती कुराहरू जान्दछौ, अव्युत्। तिमी धेरै बढ्नु र ज्ञानी छौ।
जब मैले ती कुराहरू बनाउँदै थिए तिमी त्यही थियौ?
- 22 “अव्युत्, तिमी कहिले त्यो भण्डार भित्र गएका छौ
जहाँ मैले हिउँ र असिना राख्छु?”
- 23 मैले हिउँ र असिना संकट र लडाईं,
युद्धको समयको लागि बचाएर राखेको छु।
- 24 तिमी त्यस ठाउँमा कहिले गएका छौ जहाँबाट घाम उदाउँछ
र जहाँबाट पूर्वी हावा पृथ्वीमा बहन्छ?
- 25 अव्युत्, कसले आकाशमा हातीसुँडे पानी पार्न नहरहरू खने?
कसले आँधी वेरी आउने बाटो बनाए?
- 26 कसले मानिसहरू नबसे ठाउँमा पानी पार्ने बनायो?
27 त्यो रित्तो ठाउँ पनि पानीले भूमिलाई प्रशस्त भिजाउँछ
अनि घाँस उम्रन थाल्दछ।
- 28 के बर्षाको पिता छ
जसले शीतका थोपाहरू उब्जाउँदछ?
- 29 के हिउँको आमा छ?
जसले असिनालाई जन्म दिन्छ?
- 30 पानी ढुङ्गा भन्दा पनि कडा हुन्छ
अनि महासागरको सतह जम्छ।
- 31 “अव्युत्, के तिमी समकृषि तारालाई बाँध्न सक्छौ?
के तिमी मृगशीराको बन्धन खोल्न सक्छौ?”
- 32 के तिमी ठीक समयमा ताराको झण्डलाई प्रकट गराउन सक्छौ?
अथवा के तिमी भाल्को बच्चाहरूलाई खेलाउन सक्छौ?
- 33 के तिमीले आकाश नियन्त्रण गर्ने नियमहरू जान्दछौ?
के तिमीले तिनीहरूलाई पृथ्वी शासन गर्ने बनाउन सक्छौ?
- 34 “अव्युत् के तिमी बादलाई चिच्याउन सक्छौ
अनि आफूलाई पानीले छोप भनी आदेश दिन सक्छौ?”
- 35 के तिमीले बिजुलीलाई आदेश गर्न सक्छौ,
हामी यहाँ छौ। महाशय! तपाईं के चाहनु हुन्छ?
के तिमी जहाँ चाहन्छौ बिजुलीलाई पठाउन सक्छौ?
- 36 “अव्युत्, मानिसहरूलाई ज्ञानी कसले बनायो?
कसले ज्ञान तिनीहरूको हृदयमा पसायो?”
- 37 त्यस्तो ज्ञानी कस्को छ जसले बादल गन्नु सक्छ
अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ?
- 38 यसैले धूलो हिलो बनिन्छ
र मैला ढिकाहरू एकसाथ टाँसिन्छ।
- 39 “अव्युत् के तिमीले सिंहहरूको लागि भोजन पाउँछौ?
के तिनीहरूका भोका बच्चाहरूलाई खुवाउन सक्छौ?”
- 40 ती सिंहहरू आफ्ना गुफामा लडिहेका छन्।
आफ्नो शिकारमाथि आक्रमण गर्न घाँसमाथि थ्याच्च बसी तयार भएका छन्।
- 41 जब त्यसका बच्चाहरू क्षुधातुर भएर परम्बेरलाई पुर्कादा
भोजनको खोजीमा डुलिरेहेको कागलाई कसले खुवाउँछ?

39

- 1 “अव्युत्, के तिमी जान्दछौ घोरलहरू कहिले जन्मन्छन्?
के तिमीले नियालेको छो कहिले मृगले आफ्नो बच्चा ब्याउँछ?”
- 2 के तिमी जान्दछौ कति महिनासम्म घोरले र मृगले आफ्ना पेटमा बच्चाहरू बोकी हिंड्नु पर्छ?
के तिमी जान्दछौ कति महिनामा तिनीहरूले ब्याउँछन्?
- 3 जब तिनीहरूलाई प्रसव वेदना हुन्छ
तिनीहरू निहुरिन्छ र बच्चा ब्याउँछन्।
- 4 ती पाठाहरू खुल्ला मैदानमा खेल्दै हुकिन्छन्।

† 38:32: भाल्को बच्चाहरूलाई अकाश एक तारा समूह भाल् जसले देखिन्छ र यसलाई ठूलो चम्चा अथवा डाडु पनि भनिन्छ। यसको छेउमा जुन तारा पुञ्ज देखिन्छ त्यसलाई सानो भाल् अथवा सानो चम्चा पनि भनिन्छ।

त्यसपछि तिनीहरूले आफ्ना आमाहरू छाडदछन अनि कहिले फर्केर आउँदैनन्।

- 5 “अथर्व, कसले जङ्गली गधाहरूलाई छाडी दियो?
कसले तिनीहरूका डोरीहरू खोली दियो अनि कसले तिनीहरूलाई स्वतन्त्र गरे?
- 6 मैले ती जङ्गली गधाहरूलाई मरुभूमि घर जस्तै छोडिदिएँ।
मैले तिनीहरूलाई बस्नको लागि नुन भएको ठाउँ छोडिदिएँ।
- 7 जङ्गली गधाहरू होहल्लालाई धीन गर्छ
अनि कसैले पनि तिनीहरूलाई नियन्त्रण गर्न सक्तैन।
- 8 जङ्गली गधाहरू पहाड पर्वत तिर बस्छन
त्यो तिनीहरूको चौउर नै हो
जहाँ तिनीहरूले हरियो घाँस खोज्दछ।
- 9 “अथर्व, के जङ्गली सौँढेले तिम्नो सेवा गर्न राजी हुन्छ?
के त्यो तिम्नो अन्न भण्डार हेरचाह गर्न राती बस्छ?
- 10 के एउटा जङ्गली सौँढेले तिमीलाई गलामा डोरी बाँध्न दिन्छ
ताकि तिमीले खेत जोत्न सक्यौ?
- 11 एउटा जङ्गली सौँढे अति बलियो हुन्छ।
तर तिम्नो काम गराउँदैन त्यसमाथि विश्वास गर्न सक्छौ?
- 12 के खलाबाट धन उठाई दुकुटीमा लान
त्यो आउँछ भन्ने भरोसा गर्न सक्छौ?
- 13 “शत्रुमूर्ग उतेजित भई आफ्ना पंखेटाहरू फरफराउँछ तर शत्रुमूर्ग उड्न सक्तैन।
यसको पंखेटाहरू र प्वाँखहरू सारसको जस्तो हुँदैन।
- 14 शत्रुमूर्गले भुइँमा अण्डाहरू पाउँछ
अनि बालुवामा न्यानो होस भनि तिनीहरूलाई छोडिराख्छ।
- 15 शत्रुमूर्गले कोही त्यसको फुलहरूमाथि हिड्छ
अथवा कुनै पशु त्यसमाथि हिडेर फुटाई देला भनि कुनै पर्वह नै गर्दैन।
- 16 शत्रुमूर्गले आफ्ना चल्लाहरूलाई
आफ्नो होइन भने झैं त्याग्छ।
त्यसले आफ्नो महत्वपूर्ण परिश्रमको कुनै पर्वह नै गर्दैन।
- 17 किन? किनभने मैले शत्रुमूर्गलाई बुद्धि दिइन।
शत्रुमूर्ग लठिप्रो हुन्छ अनि त्यसलाई त्यस्तै लाटो बनाइदिएँ।
- 18 तर जब शत्रुमूर्ग दार्गुलाई उठ्छे, ऊ घोडा र घोड सवारलाई तृच्छ ठान्छ,
किनभने उ कुनै पनि घोडा भन्दा छिटो दार्गुछे।
- 19 “अथर्व के तिमीले घोडालाई बल दियौ?
के तिमीले त्यसको घाँटीमाथि रौहरू राख्यौ?
- 20 के तिमीले घोडालाई सलह जस्तो उफ्रेर टाढा जाने योग्य बनायौ?
घोडा जोडले हिन्दिनाउँछ अनि मानिसहरूलाई त्रसित पाउँदछन।
- 21 घोडा खुशी हुन्छ किनभने त्यो बलियो छ।
त्यसले आफ्नो खुट्टाले मैदानमा खोर्सिन्छ र युद्धभूमि तर्फ चाँडो दार्गुछ।
- 22 घोडाले डरको हाँसो उडाउँछ। त्यो डराउँदैन।
त्यो युद्धभूमिबाट चम्पट लाउँदैन।
- 23 काँडको तरकस त्यसको छेउमा धर्ररर आवाज गर्छ
र त्यहाँ भाला र हतियारहरू घाममा टल्किन्छन।
- 24 घोडा एकदम उतेजित हुन्छ। त्यो मैदानमा चाँडो दार्गुछ।
जब त्यसले बिगुल बजेको सुन्दछ त्यो रोकिन सक्तैन।
- 25 जब बिकुलको आवाज गुञ्जिन्छ घोडा कराउँछ, ‘छिटो,’
उसले टाडिबाट युद्ध सुँध्ने गर्छ।
उसको कप्तानहरूले कराउँदै दिएको आदेशहरू अनि युद्धभूमिका अन्य सबै आवाजहरू सुन्दछ।
- 26 “अथर्व, के तिमीले बाजलाई पंखेटा फिजाएर दक्षिणतर्फ उड्न सिकायौ?
- 27 के तिमी मात्र हो जसले गिद्धलाई आकाश माथि माथि उडन सिकायौ।
के तिमीले त्यसलाई उच्च पर्वतहरूमा त्यसको गुँड बनाउन सिकायौ?
- 28 गिद्ध पर्वत र शिखरमा बस्दछ।
चट्टान नै गिद्धको किल्ला हो।
- 29 गिद्धले आफ्नो शिकार उच्च किल्लाबाट नियाल्दछ।
गिद्धले एकदम टाढामा भएको शिकार देख्न सक्छ।
- 30 जहाँ मरेका सिनुहरू हुन्छन त्यहाँ गिद्धहरू एकत्रित हुने गर्छन।
अनि बच्चाहरूले रगत चुस्दछ।”

40

- 1 परमेश्वरले अथर्वबलाई जवाफ दिदि भन्नुभयो:
- 2 “अथर्व, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ।
तिमीले गलती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ।
अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।”
- 3 तब अथर्वले परमेश्वरलाई जवाफ दिदि भने:
- 4 “म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ।
म तपाईंलाई के भन्न सक्छु?
म तपाईंलाई जवाफ दिन सकिन्न।
म आफ्नो मुखमा हात राखी बस्छु।
- 5 मैले एकपल्ट बोले, तर म फेरि बोल्ने छैन।
मैले दुइपल्ट बोले, तर अब म केही पनि बोल्ने छैन।”
- 6 तब फेरि तृफानबाट परमप्रभु परमेश्वर अथर्वसित बोल्नुभयो। परमप्रभुले भन्नुभयो:
- 7 “अथर्व, आफैलाई संभाल
अनि मैले सोधेको प्रश्नहरूको जवाफ दिन तयार होऊ।
- 8 “अथर्व, के तिमी सोचछौ कि मैले अन्याय गरेको छु?
तिमी भन्छौ कि गलती कामहरू गरेर म दोषी भएँ यसकारण तिमी निर्दोष भएँ देखा पर्यौ।
- 9 के तिम्रो पाखुराहरू परमेश्वरको पाखुरा भन्दा बलियो छ?
परमेश्वरको आवाज जस्तै तिम्रो आवाज छ जुन मेघ गर्जन ध्वनि छ?
- 10 यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमी घमण्ड गर्न सक्दछौ।
यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमीले महिमा र सम्मान लुगा जस्तै लगाउन सक्छौ।
- 11 यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउन सक्छौ।
ती घमण्डी मानिसहरूलाई सजाय दिन सक्छौ।
- 12 हो, अथर्व! ती घमण्डी मानिसहरूलाई हेर अनि तिमीहरूलाई नम्र बनाऊ।
ती दुष्ट मानिसहरूलाई जहाँ उभिएका छन् त्यहीँ धलो पारि देऊ।
- 13 सारा घमण्डी मानिसहरूलाई फोहोरमा गाडी देऊ।
तिनीहरूको शरीरहरू बेर चिहानहरूमा राखी देऊ।
- 14 अथर्व, यदि तिमीले यी सबै कुराहरू गर्न सक्छौ भने तब म पनि तिम्रो प्रशंसा गर्नेछु।
अनि तिमीले आफ्नै शक्तिद्वारा आफैलाई बचाउन सक्षम छौ भनेर म स्वीकार्नेछु।
- 15 “अथर्व, जलगैडामा* हेर।
मैले जलगैडा बनाएँ अनि मैले तिमीलाई बनाएँ।
जलगैडाले गाईले झैं घाँस खान्छ।
- 16 जलगैडसँग शरीरमा एकदम ज्यादा ताकत छ।
उसको भुडीको मांसपेशीहरू एकदम शक्तिशाली छन्।
- 17 जलगैडाको पुच्छर देवदारको रूख जस्तै कडा छ।
उसको खुट्टाको मांसपेशीहरू एकदम बलिया छन्।
- 18 जलगैडाका हड्डीहरू पित्तल जस्ता दरिला छन्।
उसको खुट्टाहरू फलामका शलाकाहरू जस्ता छन्।
- 19 जलगैडा एकदम अद्भुत जन्तु हो जसलाई मैले बनाएँ।
तर म त्यसलाई पराजित गर्न सक्छु।
- 20 जलगैडाले पशुहरू चर्ने पहाडहरूमा उम्रने
घाँस खान्छ।
- 21 जलगैडा कमलको उद्भिद् मुनि पल्टिन्छ।
जलगैडा द्वार पातको दलदलमा लुक्दछ।
- 22 कमल फूलको बोटले आफ्नो छाँयामा जलगैडालाई लुकाउँदछ।
त्यो नदीको छेउमा उम्रने लहरे रूखहरू मुनि बस्दछ।
- 23 यदि नदीमा बाढी आए जलगैडा भाग्दैन।
यदि यर्दन नदी उसको अनुहारमा परे पनि त्यो डराउँदैन।
- 24 कुनै मानिसले पनि जलगैडालाई अंकुसे लगाई पक्रन सक्तैन
अनि पासो लगाउन सक्तैन।

* 40:15: जलगैडा “बिहिमय” हिन्दू भाषामा छ। नेपालीमा यसको नाउ “जलगैडा” हुन सक्छ।

41

- 1 “अय्यब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्र सक्छौ? त्यसको जिन्डोमा डोरीले बाँध्न सक्छौ?
 - 2 त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ? अथवा बड्गरामा बल्छी छिराउन सक्छौ?
 - 3 के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ? के उ तिमीसँग नम्र भाषामा बोल्ने छ?
 - 4 के लेबीयथानले ‘तिम्रो सेवा सँधै गर्छु’ भनेर समझौता र वाचा खाएको छ?
 - 5 के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ? के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकनीं केटीहरू त्योसँग खेल्न सक्छे?
 - 6 के जालहारीले तिमीदिखि लेबीयथान किन्ने कोशिश गर्नेछ? के तिनीहरूले त्यसलाई काटेर टुक्रा-टुक्रा पारेर व्यापारीहरूसित बेच्छन?
 - 7 के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू पर्याँवन सक्छौ?
 - 8 “अय्यब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ। खाली चिन्ता गर युद्ध बारे जुन हुनेवाला छ।
 - 9 के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोचदछौ? ठिकि छ, भूल यसलाई। त्यहाँ आशा छैन। खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ।
 - 10 कुनै मानिस पनि त्यस्तो वीर छैन जसले त्यसलाई रिस उठाउँछ।
- “ठिक, मेरो विरुद्ध कुनै मानिस उठ्न सक्तैन।
- 11 म कोहीसँग पनि ऋणी छैन। स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।
 - 12 “अय्यब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु, उसको शक्ति अनि सुन्दर आकार बारेमा बताउनेछु।
 - 13 कसैले पनि उसको छाला छेड्न सक्तैन। उसको छाला ढाल बराबर छ।
 - 14 कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन। उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँदछ।
 - 15 त्यसको ढाड बलियो गरी जोडिएका ढालहरू झै बलियो छ।
 - 16 ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन् कि त्यसबाट हावासम्म छिर्न सक्तैन।
 - 17 ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कास्सिएर समिटिएका छन् कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्।
 - 18 जब लेबीयथानले हाँचिछर्यै काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ। उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन।
 - 19 आगोको अग्लोटोहरू बलेको जस्तै ज्वाला उसको मुखबाट बाहिर आउँदछ।
 - 20 पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो लेबीयथानको नाकबाट धुँवाँ निस्कन्छ।
 - 21 अनि आगोको झिल्लाहरू मुखबाट उछिटिन्छ लेबीयथानको सासले कोईला जलाउँदछ।
 - 22 लेबीयथानको पिचो सङ्घि बलियो हुन्छ, विपदहरू त्यो देखि डराएर भाग्दछन्।
 - 23 त्यसको छालामा कतै पनि नरम भाग हुँदैन त्यो फलाम जस्तो कडा हुन्छ।
 - 24 लेबीयथानको मुटु दुडुगा जस्तो हुन्छ। त्यससँग डर भनेको रतिभर हुँदैन। यो गर्हूँ पिँधने जाँतोको तल्लोपट्टिको दुडुगा जस्तो हुन्छ।
 - 25 जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्। जब लेबीयथानले पुच्छर हल्लाउँदछ तिनीहरू भाग्छन।
 - 26 तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिकार्इन्छ तर ती सबै उछिटिएर फर्किन्छन त्यस्ता हतियारहरूले त्यसलाई कतै आघात पुर्याउन सक्तैन।
 - 27 लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ। त्यसले सडेको काठ जस्तै पित्तल भाँचछ।
 - 28 कौँडले लेबीयथानलाई भगाउन सक्तैन।

- ढुङ्गाहरू पनि उसका निम्ति पराल झैं हुन्छन्।
- 29 जब काठको मुँग्रोले त्यसलाई हिकाँउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ
त्यो हाँसदछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँदछन्।
- 30 लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन्।
उसले हलोलो झैं जमीन फुटाउँछ।
- 31 लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ।
त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँदछ।
- 32 जब लेबीयथान पौरिन्छ त्यसले आफू पछाडि बाटो छाडदछ।
त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फीज छोडछ।
- 33 लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन
त्यो भयरहित बनाइएको प्राणी हो।
- 34 लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ। त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो।
अनि म, परमेश्वरले, लेबीयथान सृजना गरे।”

42

अथर्वले परमेश्वरलाई जवाफ दिँदछ

- 1 तब अथर्वले परमेश्वरलाई जवाफ दिए। अथर्वले भने,
- 2 “परमप्रभु, म जान्दछु तपाईंले सब कुराहरू गर्न सक्नु हुन्छ।
तपाईंले योजनाहरू बनाउनु हुन्छ, अनि कसैले पनि परिवर्तन गर्न वा रोक्न सक्तैन।
- 3 परमप्रभु, तपाईंले यो प्रश्न सोध्नुभयो: ‘को अज्ञानी मानिस हो जसले यस्ता अर्थहीन कुराहरू गर्‍यो?’
परमप्रभु, मैले ती कुराहरूको बारे बोले जून मैले बुझिँँ।
मैले ती कुराहरू भने जून मेरो लागि बुझ्नु अति अचम्मित थियो।
- 4 “परमप्रभु, तपाईंले मलाई भन्नुभयो, ‘सुन अथर्व, म भन्ने छु।
म तिमीलाई प्रश्नहरू सोध्ने छु अनि तिमीले मलाई जवाफ दिनेछौ।’
- 5 परमप्रभु, बितेका दिनहरूमा, मैले तपाईं बारे सुनेको थिएँ
तर अहिले तपाईंलाई मेरे आँखाले देखेँ।
- 6 अनि परमप्रभु, म स्वयं नै लज्जित भएँ।
परमप्रभु, म अत्यन्त दु:खी छु।
मैले जे गरे त्यसको पश्चातापका निम्ति
मैले आफैलाई धूलो र खरानीले ढुँदोँछु।”
- परमप्रभुले अथर्वका सम्पत्ति फिर्ता दिनुभयो।
- 7 अथर्व सँग बात-चीत गरिसके पछि, परमेश्वर तेमानीबाट आएका एलीपजसँग बोल्नु भयो। परमेश्वरले एलीपजलाई भन्नुभयो, “म तिमी साथै
तिम्रो दुइ साथीहरूसँग रिसाएको छु। किन? किनभने तिमीहरूले मेरो विषयमा सही कुरा गरेनौ। तर अथर्व मेरो सेवक हो। अथर्वले मेरो विषयमा
ठीक कुरा गर्छ।
- 8 यसकारण अब तिमीहरूले, सातवटा गोस्रहरू र सातवटा भेडाहरू ल्याऊ। ती सब मेरो सेवक अथर्वलाई देऊ। तिनीहरूलाई मार तिमीहरूका
निम्ति होमबलि अर्पण गर। मेरो सेवक अथर्वले तिमीहरूका लागि प्रार्थना गर्नेछ अनि त्यो प्रार्थनाको उत्तर दिनेछु। त्यसपछि म तिमीहरूलाई दण्ड
दिने छैन जसको लागि तिमीहरू योग्य थियो। तिमीहरूले ठीक कुराहरू मेरो बारेमा बोलेनौ तर मेरो सेवक अथर्वले मेरो बारेमा ठीक कुराहरू गरे।”
- 9 यसकारण तेमान बासिन्दा एलीपज अनि शहबाट आएका बिल्दद साथै नाउँबाट आएका सोपरले परमप्रभु आज्ञा पालन गरे। त्यसपछि परमप्रभुले
अथर्वको प्रार्थनाको जवाफ दिनुभयो।
- 10 अथर्वले आफ्ना मित्रहरूको लागि प्रार्थना गरे। अनि परमप्रभुले अथर्वलाई फेरि सफल पार्नुभयो। परमेश्वरले उससँग भएको भन्दा दुइगुणा
ज्यादा अथर्वलाई दिनुभयो।
- 11 तब अथर्वका सारा दाज्यू-भाइ र दिदी-बहिनीहरू साथै अथर्वलाई चिन्ने जाने सबै मानिसहरू उसको घरमा आए। तिनीहरूले अथर्वसँग
ठूलो भोज खाए तिनीहरूले अथर्वलाई सन्त्वना दिए कारण परमप्रभुले अथर्वलाई धेरै कष्ट दिनु भएको थियो। प्रत्येक मानिसले अथर्वलाई चाँदीको
टुक्रा र सुनका औंठी उपहार दिए।
- 12 परमप्रभुले अथर्वसँग शुरूमा भएको भन्दा बढी सम्पन्न हुने आशीर्वाद दिनुभयो। अथर्वले 14,000 भेडा 6,000 ऊँटहरू, 2,000 गाईहरू
अनि 1,000 पोथी गधाहरू पाए।
- 13 अथर्वले सात भाई छोराहरू र तीन बहिनी छोरीहरू पनि पाए।
- 14 अथर्वले जेठी छोरीको नाउँ यमीमा माइली छोरीको नाउँ कसीआ र कन्छी छोरीको नाउँ केरेन-हप्पूक राखे।
- 15 अथर्वका छोरीहरू त्यस ठाँउका अन्य स्त्रीहरू भन्दा सुन्दरी थिए। अनि अथर्वले आफ्ना सम्पत्तिका केही अंश आफ्नी छोरीहरूलाई दिए।
प्रत्येकले आफ्ना दाज्यू-भाइहरूले जस्तै बराबरीको रूपमा सम्पत्तिहरू पाए।
- 16 यसकारण अथर्व अझ एक सय चात्तीस वर्षसम्म बाँचे। उनले आफ्ना नानीहरू, नाति-नातिनीहरू, पनाति-पनातनीहरू, खनाति-खनातिनीहरू
सबै हेर्न पाए।
- 17 अथर्व अत्यन्त पुरा बढेसकाल सम्म दीर्घायु भए गरे।

भजनसंग्रह
भजनसंग्रह
पहिलो भाग

1

(भजनसंग्रह 1-41)

- 1 यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन,
पापीहरूको जस्तो जीवन बिताउँदैन,
अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
- 2 धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँदछ।
ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।
- 3 यसकारण त्यो मानिस खोलाको पानीले सिचेको रूख जस्तै बलियो हुन्छ
ऊ ठीक समय फल दिने रूख सरह हो।
ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन
उसले गरेको प्रत्येक काम सफल हुन्छ।
- 4 तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्।
दुष्ट मानिसहरूलाई भस्लाई जस्तै हावाले उडाई लान्छ।
- 5 यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन् तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्।
ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।
- 6 किन? किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ,
तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।

2

- 1 अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्?
किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
- 2 तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरुद्ध
र उहाँले रोजेका राजाको विरुद्धमा युद्ध गर्न एकजुट भए।
- 3 ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरुद्ध विद्रोह गरौं,
तिनीहरूबाट अलग हौं।”
- 4 तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हँसिहाल्छ।
परमप्रभुले तिनीहरूलाई हौंसोको पात्र बनाउनु हुन्छ।
- 5 तब परमेश्वर रिसाउनु हुन्छ,
अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्।
- 6 अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजे।
अनि उसले सियोन पर्वतमा राज गर्नेछ।
सियोन मेरो एक विशेष पर्वत हो।”
- 7 अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु।
परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ,
तिमी मेरा पुत्र भयौ।
- 8 यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु
अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।
- 9 तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले
माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।”
- 10 यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन्
र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्।
- 11 यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।
- 12 तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ।
यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ,
र तिमीहरू सबैलाई ध्वंस पार्नु हुनेछ।
जसले परमप्रभुमाथि विश्वास गर्दछन् उनीहरू सुखी हुन्छन्।
तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ। परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।

3

यो आफ्ना छोरो अब्शालोमदेखि भागेर जाँदा दाऊदको भजन हो।

1 हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्।
धेरै मानिसहरू मेरो विरुद्ध उभिएका छन्।
2 धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्।
तिनीहरू भन्छन्, “परमेश्वरले उसलाई बचाउनु हुन्न।”

3 तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ।
परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ।
तपाईंले मलाई महान् बनाउनु भयो।

4 म परमप्रभुलाई प्रार्थना गर्नेछु
र उहाँले मलाई आफ्नो पवित्र-पर्वतबाट उत्तर दिनुहुनेछ।

5 म ढल्केर आराम गर्न सक्छु, अनि जान्दछु म उठ्ने छु।
किनभने परमप्रभुले मलाई ढाक्नु र रक्षा गर्नुहुन्छ।

6 मेरो वरिपरि हजारौं सिपाहीहरू हुनभेट्न सक्लान्,
तर म ती शत्रुहरूदेखि डराउने छैन।

7 हे परमप्रभु, उठ्नु होस्!
हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्!
यदि तपाईंले मेरो दुःख शत्रुहरूको गालामा हिकाउनु मात्र भयो भने
तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ।

8 हे परमप्रभु, विजय तपाईंको हो!
आफ्ना मा निसहरू प्रति कल्याणकारी हुनुहुन्छ।

4

प्रमुख संगीतकारको लागि। तार भएको बाजासहित (वीणा-वाद्य) दाऊदको भजन।

1 हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु
मलाई जवाफ दिनुहोस्।
मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्!
मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्!

2 हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ?
मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ।
त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउछौ।

3 तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ।
यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ।

4 यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर।
जब तिमी सुन्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ।

5 परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ,
र उहाँमा भरोसा राख।

6 धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला?
हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!”

7 हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो।
तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो।
जब हामीसँग प्रचुर मात्रामा अन्न र दाखरसहरू थिए।

8 जब म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु।
किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउन दिनुहुन्छ।

5

संगीत प्रमुखको निम्ति, बाँसुरीसहित गाइने दाऊदको भजन।

1 हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्
र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।

2 हे मेरा राजा, हे मेरा परमेश्वर,
मेरो प्रार्थना सुनिदिनु होस्।

- 3 हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,
र तपाईंको सहयोग खोज्दछु।
अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।
- 4 हे परमेश्वर, तपाईंको नजिक दृष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्।
तिनीहरू तपाईंको आदर गर्दैनन्।
- 5 मूर्खहरू तपाईंको नजिकै आउन सक्नेनन्।
तपाईंले अधमी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
- 6 जसले झटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।
तपाईंले ती मानिसहरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँछन्।
- 7 तर परमप्रभु, तपाईंको मन्दिरअघि म दण्डवत् गर्नेछु।
- 8 हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्।
यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदितु होस्।
- 9 ती मानिसहरू सत्य बोल्दैनन्।
तिनीहरू झूटा छन् तिनीहरू सत्य बढ्याउँछन्।
तिनीहरूका मुख खाली चिहान जस्ता छन्।
तिनीहरू अस्हरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
- 10 हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्!
तिनीहरूले थापेको पासोमा आफ्नै परुन्।
ती मानिसहरूले तपाईंको विरुद्धमा विद्रोह गरे,
यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
- 11 तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहन्।
तिनीहरू अनन्त सुखी रहन्।
परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
- 12 हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ।
तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झै छ।

6

संगीत प्रमुखलाई, तार वाद्यमा शिमिनिथको सहयोगद्वारा, दाऊदको भजन।

- 1 हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्।
तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।
- 2 हे परमप्रभु, ममाथि दया राख्नुहोस्
कारण म रोगी र कमजोर छु।
मलाई निको पार्नुहोस्!
मेरो हड्डीहरू दुःखिरहेका छन्।
3 मेरो सम्पूर्ण शरीर कामि रहेकोछ,
परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ?
- 4 परमप्रभु, फेरि फर्की आउनुहोस् र मलाई बलियो बनाउनुहोस्!
तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
- 5 मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने होइनन्।
मृत्युको घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्।
यसैले मलाई निको पार्नुहोस्!
- 6 हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहेँ।
मेरो आँसुले ओछ्यान लथपथ भिजेको छ।
आँसु मेरो ओछ्यानबाट तप-तप तर्किरहेछ।
म तपाईंको लागि कराएँ, चिच्याएँ थाकिसके।
- 7 मेरो शत्रुहरूले मलाई धेरै दुःख-क्रोधहरू दिए।
त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो।
अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।
- 8 दृष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ!
किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
- 9 परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ
अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।
- 10 मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्।
अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लाज्जित हुनेछन्।

7

परमप्रभुको लागि गाइने दाऊदको यो भजन कृशका छोरा शाऊलको विषयमा हो जो बिन्यामीन परिवारका हुन्।

- 1 हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु।
ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।
- 2 यदि तपाईंले मलाई सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु।
मलाई तिनीहरूले लगेर जानेछन्, र मलाई कसैले बचाउन सक्ने छैन!
- 3 हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराप्नो काम गरिनेँ।
म कसम खान्छु मैले नराप्नो काम गरिनेँ!
- 4 मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन।
म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन।
- 5 यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्।
मलाई मेरो शत्रुहरूले खेदुनु, समातुनु र मार्नु।
मलाई भुइँमा कुल्चिउनु र मेरो आत्मालाई धूलोमूलोमा फालिदिउनु।
- 6 हे परमप्रभु, जानु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्।
मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्।
हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।
- 7 हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्।
परमप्रभु, जानु होस् र स्वच्छ न्याय गर्नुहोस्।
- 8 हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्।
मेरो न्याय गर्नुहोस्।
म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्।
- 9 दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्,
अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्।
- हे परमप्रभु, तपाईंले
मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।
- 10 परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ।
यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।
- 11 परमेश्वर असल न्यायाकर्ता हुनुहुन्छ,
उहाँ सधैं अधर्मको विरुद्ध बोल्नु हुन्छ।
- 12-13 यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न।
यदि दुष्ट मानिसहरू परिवर्तन हुँदैनन् भने,
परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ।
परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ
अनि काँड हान्न तयार हुनुहुन्छ।
- 14 दुष्ट मानिसहरूले दिएको कष्ट
र पीरहरू तपाईंले निश्चय देख्न भएकोछ।
यस विषयमा तपाईंले केही गर्नुहोस्।
- 15 ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्।
दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।
- 16 तिनीहरूले पाउनु पर्ने दण्ड पाउने छन्,
जो अस्को लागि कपर्ती छन्।
तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।
- 17 म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ।
सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।

8

प्रमुख संगीतकारलाई गित्तित रागमा गाउने दाऊदको भजन।

- 1 हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आश्चर्यपूर्ण छ।
तपाईंको नाउँले स्वर्गमा चौरतिर तपाईंलाई प्रशंसा ल्याएको छ।
- 2 साना केटाकेटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ।
तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ, जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ।
- 3 हे परमप्रभु, तपाईंले आफ्नो हातले बनाउनु भएको स्वर्ग
अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरू हैर म अचम्म मान्छु।

- 4 किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्?
किन तपाईंले तिनीहरूको सम्झना गर्नु हुन्छ?
किन मानिसहरू तपाईंका लागि यति महत्वपूर्ण छन्?
किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?
- 5 तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्!
तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणी (स्वर्गदूत)जस्तै बनाउनु भयो
अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।
6 तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको अधिकारी तिनीहरूलाई बनाउनु भयो।
तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।
7 सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जडुगली जनावरमाथि शासन गर्छन्।
8 तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हेरेक जनावार
र माछाहरूमाथि शासन गर्दछन्।
9 हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त आश्चर्यपूर्ण छ।

9

प्रमुख संगीतकारलाई, अलामौथ बने रगतमा मानिसलाई दाऊदको भजन।

- 1 म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु।
हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आश्चर्यपूर्ण कुराहरूको विषयमा म भन्नेछु।
2 सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु।
तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो।
3 मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए
तर तिनीहरू लडे र नष्ट भए।
4 तपाईं साँचो न्यायकर्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्ता सरह विराजमान हुनुहुन्छ।
हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो।
5 तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो।
हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो।
तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो।
6 शत्रुहरू खताम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो।
अब, खाली भनावशेष मात्र छाडिएका छन्।
ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन।
7 तर परमप्रभुले सदा सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दरिलो बनाउनु भएको छ।
परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीक न्याय गर्नुहुन्छ।
8 परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ।
उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।
9 धेरै मानिसहरू संकष्टमा फसेका छन्
र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्।
ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्।
परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्।
10 मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन्
तपाईंमाथि भरोसा राख्ने छन्।
हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने,
तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न।
11 तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ।
अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।
12 परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो
जसले उहाँलाई गृहारे।
ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए
अनि परमप्रभुले उनीहरूलाई बिसर्तु भएन।
13 मैले परमेश्वरलाई यो प्रार्थना गरे, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्।
मेरो शत्रुहरूले मलाई सताइरहेछन्
‘मृत्युको द्वारबाट’ मलाई बचाउनु होस्।
14 तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु।
परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउनु भयो।”
15 ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने।

- तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्।
अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।
- 16 परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ,
यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।
- 17 मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन्
तिनीहरू दुष्टहरू हुन्, तिनीहरू मृत्युको ठाउँमा जानेछन्।
- 18 कहिले काहीँ यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो।
यस्तो भन हुन्छ ती गरीबहरूमा आशा छैन।
तर परमेश्वरले तिनीहरूलाई कहिल्यै पनि बिर्सनु हुने छैन।
- 19 हे परमप्रभु, उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस्।
तिनीहरू शक्तिशाली छन् भनेर मानिसहरूलाई सोचन नदिनुहोस्।
- 20 मानिसहरूलाई शिक्षा दिनुहोस्।
तिनीहरूले जान्न सक्नु तिनीहरू मनुष्य मात्र हुन्।

10

- 1 हे परमप्रभु, तपाईं यति टाढा किन बस् हुन्छ?
दुर्धी मानिसहरूले तपाईंलाई देख्न सक्नेनन्।
- 2 घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्।
अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्।
- 3 दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराफन्छन्।
ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्।
- 4 दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्।
तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्।
- 5 दुष्ट मानिसहरूले सधैं नरात्रा कामहरू मात्र गर्दछन्।
तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्,
परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्।
- 6 तिनीहरूले सोच्छन् तिनीहरूमाथि केही पनि नरात्रो हुन सक्नेनन्।
तिनीहरू भन्छन्, “हामीमा मज्जा गर्नेछो र हामी कहिल्यै दण्डित हुनेछैनौं।”
- 7 ती मानिसहरू सधैं सरापी रहन्छन्।
तिनीहरू सधैं अस्को अहितका कुराहरू मात्र सोचदछन्।
- 8 ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्छीं रहन्छन्।
तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्,
तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्।
- 9 तिनीहरू त्यस्ता सिंह जस्तो हुँन्छन्
जसले जनावर पक्रेर खान्छ।
तिनीहरूले असहाय मानिसहरूमाथि आक्रमण गर्दछन्।
गरीब मानिसहरू दुष्टहरूले बनाएका पासोमा फँस्दछन्।
- 10 घरि-घरि ती दुष्ट मानिसहरूले
असहाय मानिसहरूलाई कष्ट दिदछन्।
- 11 यसकारण ती असहाय मानिसहरूले सोचन थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो।
हामीदिखि उहाँ सदाको लागि विमुख हुनुभयो।
हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन!”
- 12 हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्!
हे परमेश्वर, ती पापीहरूलाई दण्ड दिनु होस्,
असहायहरूलाई नबिर्सनु होस्।
- 13 किन दुष्ट मानिसहरू परमेश्वरको विरोधी हुन्छन्?
किनभने तिनीहरू सोचदछन् उहाँले दण्ड दिनु हुन्न।
- 14 हे परमप्रभु, निम्न नै तपाईंले ती दुष्टहरूले गरेको निर्दयतापूर्ण र दुष्ट कार्यहरू देख्नुहुनेछ,
अनि तिनीहरूको निम्ति केही गर्नु हुनेछ!
- समस्याहरूले लादिएका मानिसहरू तपाईं कहाँ सहयोग माग्नु आउँदछन्।
हे परमप्रभु, तपाईं मात्र हुनुहुन्छ जसले टहुरा-टहुरीलाई सहायता गर्नु हुन्छ, यसैले सहयोग गर्नुहोस्।
- 15 हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्।
खराब मानिसको दुष्टता खोज्नुहोस्

र उनीहरूको विनाश गर्नुहोस्।

- 16 परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ।
तपाईंको भूमिबाट तिनीहरूलाई हटाउनु होस्।
- 17 हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्।
उनीहरूको प्रार्थना सुनिदिनु होस् अनि उनीहरूले मागेको कुरा गरिदिनु होस्।
- 18 हे परमप्रभु, टहरा-टुहरीहरूको रक्षा गर्नुहोस्।
दुःखी मानिसहरूलाई अझै समस्या र कष्टहरूमा बदता पीडित हुन नदिनु होस्।
दुष्टहरूलाई यहाँ बस्रसम्म भयभीत पारीदिनु होस्।

11

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

- 1 म परमप्रभुमा भरोसा गर्छु यसकारण किन मलाई भाग र लुक भन्यौ?
तिमीले मलाई भन्यौ, “चरा जस्तो उडेर आफ्नो पहाडमा जाऊ।”
- 2 दुष्ट मानिसहरू शिकारी जस्तै हुन्छन्, तिनीहरू अँध्यारोमा लुक्छन्।
तिनीहरू धनुको डोरीलाई तान्दछन् र आफ्ना काँडहरू ताकेर,
धार्मिक र ईमानदार मानिसहरूका सुट्टामा प्रहार गर्दछन्।
- 3 के तिनीहरू महान् हुन्छन् होला यदि तिनीहरूले सबै असल चीजहरू ध्वंश गरे भने!
तब असल मानिसहरूले के गर्नु पर्ला?
- 4 परमप्रभु! आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।
परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ।
अनि सबै घटनाहरू भएको देख्नु हुन्छ परमप्रभुले मानिसहरूलाई असल
अथवा दुष्ट भनी एकदम नजिकबाट हेर्नु हुन्छ।
- 5 परमप्रभुले धर्मीहरूलाई खोज्नु हुन्छ
तर निर्दयी र दुष्टहरूलाई घृणा गर्नुहुन्छ।
- 6 उहाँले तातो कोइलाहरू र जलेको गन्धक बर्षा जस्तै ती दुष्टहरूमाथि बर्षाउनु हुन्छ,
ती दुष्ट मानिसहरूले तातो, कोइलाको हावा बाहेक केही पाउने छैनन्।
- 7 तर परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले राम्रो काम गर्नेहरूलाई प्रेम गर्नु हुन्छ।
धार्मिक मानिसहरू उहाँसँग हुन्छन् र उहाँको मुहार हेर्छन्।

12

प्रमुख संगीतकारलाई, शेमिनिथ रागमा बजाइने दाऊदको भजन।

- 1 हे परमप्रभु मलाई बचाउनु होस्!
अब धार्मिक मानिसहरू छैनन्।
त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्।
- 2 मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्।
प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
- 3 परमप्रभुले ती झूट बोल्ने ओठहरू काटी दिनु हुन्छ।
परमप्रभुले ती दूल-दूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।
- 4 ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं
अनि त्यो अत्यन्त मुख्य हुँदछ।
के भन्नु पर्ने हामी जान्दछौं,
यसैले हाम्रो कोही पनि स्वामी छैनन्।”
- 5 तर परमप्रभु भन्नुहुन्छ,
“दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरका छन्,
तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन्
तर म ती असहाय मानिसहरूको
पक्ष लिएर लडाइँ गर्नेछु।”
- 6 परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्।
तातो आगोमा बिलाएको चाँदी जस्तो,
तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।
- 7 हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्।
तिनीहरूलाई अहिले र सधैँभरिका लागि सुरक्षा दिनु होस्।
- 8 ती दुष्ट मानिसहरू महत्वपूर्णका हँ भनी अभिनय गर्छन्।
तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन् जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ।

13

प्रमुख संगीतकारलाई दाऊदको भजन।

1 हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ?
के मलाई सदाको लागि बिर्सनु हुन्छ?

कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नु हुन्छ?*

2 कहिलेसम्म म अन्यायमा पर्छु,
कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु?
कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?

3 हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्!
मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।

4 यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटे!”
यदि त्यसले मलाई पराजित गर्‍यो भने मेरो शत्रु खुशी हुनेछ।

5 हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरे।
तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!

6 म परमप्रभुको लागि सुखको गीत गाउने छु,
किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ।

14

प्रमुख संगीतकारलाई, दाऊदको भजन।

1 मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।”
मूर्ख मानिसहरूले अनैतिक र घिनलाग्दा कामहरू गर्छन्।
ती मध्ये एउटा पनि राम्रो काम हुँदैन।

2 परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर
स्वर्गबाट तल हेर्नुहुन्छ।
ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्।

3 तर सबै मानिसहरू परमेश्वरबाट विमुख भएर टाढिए
र दुष्ट भइसके।

कुनै एकजना मानिसले पनि
राम्रो काम गरेको छैनन्।

4 दुष्ट मानिसहरूले मेरो प्रियजनहरूलाई नष्ट गरिसके अनि ती दुष्ट मानिसहरू परमेश्वरको विषयमा जान्दैनन्।
दुष्ट मानिसहरूका लागि खानलाई प्रशस्त खाद्य छ,
तर पनि तिनीहरूले परमप्रभुलाई सम्मान गर्दैनन्।

5 दुष्ट मानिसहरू प्रशस्त भयबोधले ग्रस्त छन्।
किनभने ती गरीब मानिसहरू परमप्रभु परमेश्वरका भक्तजनहरू हुन्।

6 दुष्ट मानिसहरूले ती गरीब मानिसहरूबाट कुनै सल्लाह लिन मान्दैनन्।
तर परमेश्वर सधैं ती असल मानिससँग हुनुहुन्छ।

7 सियोनमा इस्राएल लाई बचाउने को छ?
परमेश्वर बाहेक कोही पनि छैन!

परमप्रभुका मानिसहरूलाई लगियो अनि कैदी बनाइयो।
तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई फर्काएर ल्याउनु हुनेछ,
तब याकूब (इस्राएल) खुशी हुनेछ।

15

दाऊदको भजन।

1 हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ?
तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ?

2 केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ।
जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।

3 यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन।
उसले आफ्नो छिमेकीको विरुद्धमा नराम्रो गर्दैन।

उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
4 त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ

* 13:1: कहिलेसम्म ... तिरस्कार गर्नुहुन्छ अथवा कहिले सम्म तपाईंले आफ्नो अनुहार मदेखी लुकाउनु हुन्छ।

जसले परमेश्वरलाई घृणा गर्छ।
 तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ।
 यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।
 5 उसले कसैलाई ऋण दिन्छ
 तर ब्याज लिंदैन।
 अनि निर्दोष मानिसहरूलाई नोकसान पार्न घुस लिंदैन।
 यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने
 ऊ सदा परमेश्वरको नजिक हुनेछ।

16

दाऊदको मित्तम भजन।
 1 हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
 2 मैले परमप्रभुलाई भने,
 “हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
 प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
 3 परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा
 अनेक आश्चर्यपूर्ण कामहरू गर्नुभयो।
 परमप्रभुले आफ्नो सेहर्षण करूणा तिनीहरूलाई देखाउनु भयो।
 4 तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पूजन थाले तिनीहरूले कष्ट पाउने छन्।
 तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन।
 म ती मूर्तिहरूको नाउँ समेत लिने छुइँन।
 5 मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ।
 हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ,
 तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
 6 मेरो भाग आश्चर्यपूर्ण छ,
 मेरो उत्तराधिकार अति सुन्दर छ।
 7 म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ।
 राती पनि, मलाई अन्तरिक अती दिनुहुन्छ।
 8 परमप्रभुलाई मैले सधैं
 आफू समक्ष राखेको छु
 र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइँन।
 9 मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ।
 अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
 10 किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा* छोड्नु हुनेछैन।
 तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कूहन दिनुहुने छैन।
 11 तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ।
 तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ।
 तपाईंको दाहिनेपट्टि हुँदा सधैं खुशी प्राप्त हुनेछ।

17

दाऊदको प्रार्थना।
 1 हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सन्नुहोस्।
 म तपाईंलाई उच्च स्वरमा पुकार्दछु।
 अनि मैले भनेका कुरामा म ईमान्दार छु।
 यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्।
 2 तपाईं मेरो विषयमा सही निर्णय लिनु हुनेछ
 किनभने तपाईं सत्य देख्न सक्नु हुन्छ।
 3 तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ
 तपाईं रातभरि मसँग हुनुहुन्थ्यो।
 तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन।
 मैले कनै खराब योजना बनाइँन।
 4 मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ
 त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।
 5 मैले तपाईंको पथ अनुसरण गरेकोछु।
 मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।

* 16:10: चिहान हीब्र भाषामा “पाताल” हो।

- 6 हे परमेश्वर, प्रत्येक पलट मैले तपाईंलाई बोलाएँ।
तपाईंले मलाई जवाफ दिनुभयो।
यसैले अब मेरो कुरा सन्नु होस्।
- 7 हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो,
जसले तपाईंमाथि भरोसा गरे।
तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्।
त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सन्नु होस्।
- 8 तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्।
तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।
- 9 हे परमप्रभु, मलाई नष्ट गर्न खोज्ने दुष्ट मानिसहरूबाट जोगाउनु होस्।
मेरो चारैतिरबाट घात पुर्याउन प्रयास गरिरहेका दुष्ट मानिसहरूदेखि मलाई जोगाउनु होस्।
- 10 तिनीहरूमा दया छैन।
तिनीहरू साह्रै अहंकारी छन्।
तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्।
- 11 ती मानिसहरूले मेरो खेदो गरे।
अहिले तिनीहरू मेरो चारैतिर
आक्रमण गर्न तयार छन्।
- 12 ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्।
तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्।
- 13 हे परमप्रभु, उठ्नुहोस् र शत्रुतर्फ जानु होस्।
तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्।
तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउनुहोस्।
14 हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीबाट हटाउनुहोस्।
- हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्।
ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्।
तीनीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।
- 15 मैले न्यायको निम्ति प्रार्थना गरेँ। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु।
हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।

18

प्रमुख संगीतकारलाई: परमप्रभुको दास दाऊदको भजन। उनले यो भजन त्यो बेला लेखे जब परमप्रभुले उनलाई शाऊल र उसका शत्रुहरूबाट बचाउनु भएको थियो।

- 1 उनले भने, “हे परमप्रभु, म तपाईंलाई प्रेम गर्छु!
तपाईं मेरो शक्ति हुनुहुन्छ।”
- 2 परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ।
मेरो सुरक्षाको टाउँ हुनुहुन्छ।
मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु।
परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ।
परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थल हुनुहुन्छ।
- 3 मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ,
अनि म मेरो शत्रुहरूबाट बाँचे।
तर तिनीहरूले खिल्ली उडाए।
- 4 मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरिले मलाई चारैतिर घेरेको थियो।
म बाढीमा फसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगीरहेथ्यो।
- 5 चिहानको डोरिले मलाई चारैतिर घेरि राखेको थियो,
मृत्युको पासो मेरो सम्मुख थियो।
- 6 म पासोमा फसेँ, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ।
हो, मैले परमेश्वरलाई बोलाएँ।
परमेश्वर उहाँको मन्दिरमा हुन्थ्यो उहाँले मेरो स्वर सुन्नभयो।
उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।
- 7 पृथ्वी थकियो र काभ्यो;
पर्वतहरूको जग हल्लियो।
किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो!
- 8 परमेश्वरको नाकको प्वालबाट धुँवाँ आयो।
परमेश्वरको मुखबाट जल्दै गरेको ज्वाला

- अनि जल्दै गरेका झिल्काहरू उहाँबाट उडेर निस्कियो।
 9 परमप्रभुले आकाश च्याति दिनु भयो,
 अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिरु भयो।
 10 परमप्रभु कस्तै स्वर्गदत्तमाथि चढेर आकाश वारिपारि उडनुभयो।
 उहाँमाथि बतासमा उडिरहनु भएको थियो।
 11 परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरको थियो
 उहाँ बाक्लो बज्र स्वरूप बादलमा लुक्नु भएको थियो।
 12 त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो।
 त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षे!
 13 परमप्रभु स्वर्गबाट गर्जनु भयो।
 सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो।
 त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षे।
 14 परमप्रभुले आफ्नो काँड हिकाउनु भयो र शत्रुहरूलाई छरपस्ट पारीदिनु भयो।
 परमप्रभुले धेरै बज्रहरू फ्याँक्नु भयो अनि मानिसहरू अलमल्ल भएर छरिए।
 15 परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो
 अनि शक्तिशाली हावा बहन थाल्यो।
 पानी पछाडी गयो अनि हामीले समुद्रको पिध देख्न सक्छौं।
 हामीले पृथ्वीको पिध देख्न सक्छौं।
 16 परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउनु भयो।
 परमप्रभुले मलाई समाद्व भयो र गहिरौ पानीबाट तानेर निकाल्नुभयो।
 17 मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे।
 मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो।
 18 म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे।
 तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो!
 19 परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो।
 उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।
 20 म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ।
 मैले अलिङ्गति पनि गल्ती काम गरिनेँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।
 21 किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु।
 मैले परमेश्वरको विरुद्धमा पाप काम गरेकोछैन।
 22 म सधैं उहाँको निर्णयहरूलाई सम्झना गर्छु।
 म उहाँको नियमहरू मान्दछु।
 23 म उहाँसँग पवित्र र ईमान्दार थिएँ,
 मैले अधर्मका कामहरू गर्दिखि आफूलाई अलग राखे।
 24 यसैकारण परमप्रभुले मलाई पुरस्कार दिनु हुनेछ।
 किनभने म निर्दोष छु! परमेश्वरको दृष्टिमा मैले सानो भूल पनि गरिन।
 यसैकारण उहाँले मप्रति राम्रै व्यवहार गर्नुहुन्छ।
 25 हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो सेहपूर्ण करुणा उसलाई देखाउनु होस।
 यदि कुनै मानिस तपाईं प्रति साँचो छ भने तपाईं पनि ऊ प्रति साँचो हुनुहुनेछ।
 26 हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ।
 तर कपटीहरूका निम्ति तपाईं अझै कपटीपूर्ण कार्य गर्नु हुन्छ।
 27 हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ
 तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ।
 28 हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस।
 मेरो परमेश्वरले चौरैतिरका अन्धकारलाई उज्यालो पारीदिनु होस!
 29 परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुन सक्छु।
 परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु।
 30 परमेश्वरको शक्ति पूर्ण छ।
 उहाँको वचन प्रमाणित भएको छ।
 उहाँ आफूमाथि भरोसा गर्ने मानिसहरूलाई रक्षा गर्नुहुन्छ।
 31 त्यहाँ परमप्रभु बाहेक अरु कुनै परमेश्वर छैन,
 त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन।
 32 परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ।
 उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।
 33 परमेश्वरले मलाई मृग जस्तो चौडो दगुन सक्ने क्षमता दिनुहुन्छ।
 उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ।

- 34 परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ।
यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ।
- 35 परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्रमा सघाउनु भयो।
तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो।
तपाईंले शत्रुलाई परास्त गर्नुमा सघाउनु भयो।
- 36 मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्।
यसैले म ठेस नलागिकन चोँडो-चोँडो हिँड्न सक्छु।
- 37 त्यसपछि म मेरा शत्रुहरूलाई खेद्र र पक्रन सक्छु
तिनीहरूलाई ध्वंश नगरीकन म फर्केर आउने छैन!
- 38 म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्।
सम्पूर्ण शत्रुहरू मेरो पैतालामुनि हुनेछन्।
- 39 हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो,
युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो।
- 40 तपाईंले मलाई मेरा शत्रुहरूका धिचोमा हिकाउने
र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो।
- 41 मेरा शत्रुहरूले सहयोगको लागि गुहारे,
तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन।
तिनीहरूले परमप्रभु समेतलाई गुहारे
तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
- 42 मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटेँ।
तिनीहरू बतासमा उडाइएको धूलो जस्तो भए।
मैले तिनीहरूलाई धूलो पिठो पारिदिएँ।
- 43 मलाई ती मानिसहरूसँग जोगाउनु होस् जो मेरो विरुद्ध लडाइँ गर्छन।
मलाई जातिहरूका अगुवा बनाउनु होस्।
मलाई नजान्ने मानिसहरूले पनि मेरो सेवा गर्नेछन्।
- 44 ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्।
ती विदेशीहरू मदेखि भयभित हुनेछन्।
- 45 ती विदेशीहरू डरले काम्नेछन्।
तिनीहरू आफू लुकेका ठाउँहरूबाट डरले काम्दै निस्कने छन्।
- 46 परमप्रभु जीवित हुनुहुन्छ,
म मेरो चट्टानलाई प्रशंसा गर्छु।
किनभने उहाँ महान् हुनुहुन्छ!
- 47 मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो।
उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो।
48 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउनु भयो जो मेरो विरुद्ध उभिए,
- तिनीहरूलाई पराजित गर्न मलाई सहयोग गर्नुभयो।
मलाई अत्याचारी मानिसहरूबाट जोगाउनु भयो।
- 49 हे परमप्रभु, यही कारणले ती जातिहरूको बीचमा म तपाईंको स्तुति गर्छु।
यही कारणले गर्दा म तपाईंको नाउँको गीत गाउँछु।
- 50 परमप्रभुले आफ्ना राजालाई धेरै युद्धहरूमा सहयोग गर्नुहुन्छ।
उहाँले आफ्नो स्नेहपूर्ण करुणा आफूले अभिषेक गर्नु भएको राजालाई देखाउनु हुन्छ।
उहाँ दाऊद र उनका सन्तानहरूसित सधैंको लागि विश्वासयोग्य रहनुहुनेछ।

19

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

- स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ।
आकाश-मण्डले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ।
- प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ।
अनि प्रत्येक रातले परमेश्वरको धेरै-धेरै शक्ति प्रकट गर्छ।
- तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ।
उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौँ।
- तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ।
तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्।

धामको लागि आकाश घर सरह हुन्छ।

- 5 घाम एक हँषित दूलहा जस्तो भएर आफ्नो ओख्यानबाट आउँछ।
यो एउटा बलियो खेलाडी जस्तै दुर्गमा तीव्र इच्छा भएर झै,
आफ्नो यात्रा आकाशमा तर्न शुरू गर्छ।
- 6 घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ।
यसको तापबाट केही पनि लुकदैन।
परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।
- 7 परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्।
तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्।
परमप्रभुको व्यवस्था विश्वास योग्यको छ।
यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
- 8 परमप्रभुका विधिहरू सही छन्।
तिनीहरूले मानिसहरूलाई खुशी पार्छन्।
परमप्रभुका आदेशहरू निष्कपट छन्,
तिनीहरूले जीवनमा उचित मार्ग देखाउदछन्।
- 9 परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो
जसले अनन्त चम्किलो उज्यालो पार्छ।
परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्।
तिनीहरू सम्पूर्ण ठीक छन्।
- 10 परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्।
तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
- 11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ।
यदि तिनीहरूलाई पालन गरियो भने असल चिजहरू आउँछन्।
- 12 हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्।
यसैले मलाई गुपी पापहरू गर्न नलगाउनु होस्।
- 13 मैले चाहेका पापहरू गर्न नलगाउनु होस्।
ती पापले ममाथि राज नगरोस्।
यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
- 14 आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला।
परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।

20

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

- 1 सडक परेको बेलामा परमप्रभुले तिम्रो गृहारलाई सन्तु भएको होस्।
याकुबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।
- 2 उहाँको पवित्र स्थानबाट परमप्रभुले तिम्रीलाई सहायतामा पठाउनु भएको होस्।
उहाँले सियोनबाट तिम्रीलाई मद्दत दिऊन्।
- 3 तिमिले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गर्नुन्।
उहाँले तिम्रा सबै बलिहरू स्वीकार गर्नुन्।
- 4 तिमिले खास जे चाहन्छो परमेश्वरले त्यही दिऊन्।
उहाँले तिम्रा सबै योजनाहरू सफल पारी दिऊन्।
- 5 जब परमप्रभु परमेश्वरले तिम्रीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं।
परमेश्वरको नाउँको स्तुति गरौं।
तिमिले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्।
- 6 अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ!
परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ।
परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।
- 7 कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्।
तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
- 8 ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए।
तर हामीले जित्यौं! हामी विजेता हौं।
- 9 परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ!
परमेश्वरले रोजेका राजाले गृहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!

21

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

- 1 हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ।
जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ।
- 2 तपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए।
हे परमप्रभु, राजाले तपाईंसँग केही थोकहरू मागे, र मागेका थोकहरू सबै तपाईंले दिनुभयो।
- 3 हे परमप्रभु, तपाईंले सौँचची नै राजालाई आशीर्वाद दिनु भयो।
तपाईंले सुनको मुकुट उहाँको शिरमा लगाई दिनु भयो।
- 4 हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो।
तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा सर्वदाको निम्ति जारी रहनेछ।
- 5 तपाईंले जित्रका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो।
तपाईंले उसलाई इज्जत र आदर दिनुभयो।
- 6 हे परमेश्वर, तपाईंले सौँचची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो।
जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दमय पार्दछ।
- 7 राजाले परमप्रभुमाथि भरोसा राख्छ।
सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन।
- 8 हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ।
जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्।
तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ।
- 9 हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ,
उनी तातो चूल्हा जस्तो हुन्छन्।
जसले प्रत्येक कुरा दिदछन्।
आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।
- 10 शत्रुहरूका सन्तानहरू समेत नष्ट भए।
तिनीहरू यस पृथ्वीबाट गए।
- 11 किनभने ती मानिसहरूले तपाईंको विरुद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु।
तिनीहरूले अधर्मका कामहरू गर्न योजना गरे तर तिनीहरू सफल भएनन्।
- 12 हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो।
तपाईंले तिनीहरूलाई डोरिले सँगै बाँध्नु भयो।
तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो तिनीहरूलाई जस्तै दासहरू शिर झुकाए बसे पार्नु भयो।
- 13 हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौं!
हामी तपाईंको महा शक्तिको विषयमा वाद्य-वादनसहित गीतहरू गाउने छौं।

22

प्रमुख संगीतकारलाई “मृगको प्रभातको धुन।” दाऊदको भजन।

- 1 हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो?
मलाई बचाउन तपाईं किन यति टाढा हुनुहुन्छ!
तपाईं मेरो विलौना, गृहार सुन्नलाई कति टाढा हुनुहुन्छ!
- 2 हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ,
अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ,
तर तपाईंले मलाई उत्तर दिनु भएन।
- 3 हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बसुहुन्छ।
झ्याएल का प्रशंसाहरू तपाईंको सिंहासन हो।
- 4 हाम्रा पिता-पुर्खाहरूले तपाईंमाथि भरोसा गरे
हो तिनीहरूले तपाईंमाथि भरोसा गरे, अनि तपाईंले तिनीहरूलाई बचाउनु भयो।
- 5 हे परमेश्वर, हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई गृहार मागे अनि तिनीहरू आफ्ना शत्रुहरूबाट जोगिए।
तिनीहरूले तपाईंमाथि भरोसा राखे अनि तिनीहरू निराश भएनन्!
- 6 यसकारण के म कौरा हुँ मानिस होइन?
मानिसहरू मबाट लज्जित छन्।
तिनीहरूले मलाई निन्दा गर्छन्।
- 7 प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ।
उसले आफ्नो टाउको हल्लाउँछ र मलाई जिब्रो देखाउँछ।
- 8 तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गृहारको लागि बोलाऊ,
हुन सक्छ तिमीलाई बचाउलान।
यदि उनले तिमीलाई सँचची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!”
- 9 हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु।

- तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ।
जब म दूध चुम्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो।
- 10 तपाईं मेरो जन्म काल देखि नै परमेश्वर हुनुभएको छ।
म आमाको गर्भबाट निस्कने बित्तिकै तपाईंको हेरचाहमा राखिएको थिएँ।
- 11 यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्!
सङ्कष्ट नजिक छ। त्यहीँ मलाई साथ दिने कोही पनि छैनन्।
- 12 मानिसहरू मेरो चारैतिर छन्।
तिनीहरू बलिया सौँदेहरू जस्ता छन् जसले मलाई घेर राखेको छ।
- 13 तिनीहरूले मलाई गर्जदै
शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्।
- 14 मेरो शक्ति क्षीण भएको छ
जसरी जमीनमा पानी पोखिन्छन्।
मेरा जम्मे हाडहरू अलग भइसकेको छन्।
मेरो आँट हराई सक्यो!
- 15 मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूख्छा छ।
मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ।
तपाईंले मलाई मृत्युको धूलोमा फर्काउनु भएकोछ।
- 16 “कुकुरहरू” दुष्ट मानिसहरू हुन्, चारैतिर छन्।
तिनीहरूले मलाई पासोमा पारे।
तिनीहरूले मेरा खुट्टा र हातहरू चिथोरेका छन्।
- 17 म मेरो हाडहरू देख्न सक्छु
अनि मानिसहरूले मलाई चियो गरिरहेका छन्!
तिनीहरूले मलाई हेरिरहेका छन्!
- 18 ती मानिसहरूले मेरो लुगाहरू बाँडिरहेका छन्।
तिनीहरूले मेरो पोशाकहरूको निम्ति चिन्ता उडाइरहेका छन्।
- 19 हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ।
मेरो सहायताको निम्ति आइहाल्नुहोस्।
- 20 हे परमप्रभु, मेरो प्राण तरवारबाट बचाउनुहोस्।
मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।
- 21 सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्।
सौँदेहरूका सीगहरूबाट मेरो रक्षा गर्नुहोस्।
- 22 हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्य-भाइहरूलाई भन्नेछु।
महासभामा म तपाईंको प्रशंसा गाउने छु।
- 23 सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्दछन् परमप्रभुको प्रशंसा गर।
हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ।
हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।
- 24 किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न।
यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे,
उहाँ आफैँ तिनीहरूदेखि लक्नु हुन्।
- 25 हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु।
ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु।
- 26 नम्र मानिसहरू, आऊ, खाऊ र सुत्छौं हौं!
तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौं उहाँको प्रशंसा गर!
तिमीहरूका हृदयहरू सधैंको निम्ति खुशी रहोस्।
- 27 टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झ्नु
र उहाँतिर फर्केर आऊन्!
- विदशीहरूका परिवारहरूले पनि, उहाँ अघि टण्डवत् गर्नु र उहाँको पूजा गर्नु।
- 28 किन? किनभने परमप्रभु नै राजा हुनुहुन्छ।
उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ।
- 29 बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्।
वास्तवमा, सबै मानिसहरू मर्नेछ
अनि जो मरिसकेका छन्,
तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोगदछन्!
- 30 अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्।
मानिसहरूले सदा सर्वदा उहाँको विषयमा भन्ने छन्।
- 31 प्रत्येक मानिसहरूले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई

परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।

23

दाऊदको भजन।

- 1 परमप्रभु मेरो गोठाला हुनुहुन्छ।
मलाई खोंचो परेका सबै थोकहरू पाउनेछु।
- 2 उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ।
उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
- 3 उहाँले आफ्नै नामको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ।
उहाँ सॉँचै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।
- 4 यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिँडे पनि,
डरले रातभरी तँसने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ।
तपाईंको लाठी र लौरोले मलाई सान्तवना दिदछ।
- 5 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो,
अनि तपाईंले मेरो शिरमा तेल हाल्नु भयो।*
मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
- 6 मेरो जीवनको अन्तसम्म कसृणा र भलाई मसँगै रहने छ,
अनि म परमप्रभुको मन्दिरमा सधैको निम्ति बसेछु।

24

दाऊदको भजन।

- 1 पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्।
यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।
- 2 परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो
उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।
- 3 परमप्रभुको पर्वतमाथि को जान सक्छ?
उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ?
- 4 मानिसहरू जसले पाप कर्महरू गरेका छैनन्
मानिसहरू जसका शूद्र हृदयहरू छन्।
मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्।
अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।
- 5 असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्।
ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्।
- 6 ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्।
तिनीहरू सहयोग माग्नु याकृबका परमेश्वर कहाँ जान्छन्।
- 7 हे मूल प्रवेश-द्वारहरू आफ्ना टाउकाहरू उठाऊ।
सनातनका द्वारहरू, खोल,
अनि महिमापूर्ण राजा भित्र आउनु हुनेछ।
- 8 महिमाका महाराज को हुनुहुन्छ?
परमप्रभु नै ती राजा हुन्, उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ।
परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ।
- 9 हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ।
सनातनका द्वारहरू खुल्ला होऊ,
र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ।
- 10 यो महिमाका महाराजा को हुनुहुन्छ?
सर्वशक्तिमान् परमप्रभु नै महाराजा हुनुहुन्छ, उहाँ नै महिमाका राजा हुनुहुन्छ।

25

दाऊदको भजन।

- 1 हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु।
- 2 हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु
र म कहिले निराशा हुने छैन।

* 23:5: मेरो ... भयो यसको अर्थ हुनसक्छ: "परमेश्वरले यो व्यक्तिलाई सम्माननीय पुरस्कारलाई झैं स्वागत गर्नु भयो" अथवा "परमेश्वरले उसलाई प्रचुर सम्पत्ति दिनु भयो, परमेश्वरले उसलाई एक राजा, पूजाहारी अथवा अगमवक्तालाई झैं विशेष रूपमा चुननु भयो।"

- मेरा शत्रुहः ममाथि हाँसे छैनन्।
 3 यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन।
 तर विश्वासघातीहः निराशा हुनेछन्।
 तिनीहःले केही पनि पाउने छैनन्।
- 4 हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्।
 मलाई तपाईंको शिक्षा सिकाउनुहोस्।
- 5 बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहः सिकाउनुहोस्।
 तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ।
 म दिनहुँ तपाईंमा भरोसा गर्दछु।
- 6 हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैं रहोस्,
 मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैं छ।
- 7 ती मेरा पापहः र दुष्टतापूर्ण कामहः नसम्झनु होस् म जुन जवानी हुँदा गरेको थिएँ।
 हे परमप्रभु, तपाईंको शुभनाउँको लागि, मलाई प्रेममा सम्झना गर्नुहोस्।
- 8 परमप्रभु साँचै असल अनि इमान्दार हुनुहुन्छ।
 उहाँले पापीहःलाई ठीक मार्गमा बाँच्ने तरिका सिकाउनु हुन्छ।
- 9 जब उहाँ विनम्र मानिसहःको निम्ति न्याय संगत हुनुहुन्छ।
 यसरी उहाँले तिनीहःलाई जिउन सही मार्ग देखाउनु हुन्छ।
- 10 परमप्रभु सधैं ती मानिसहः तर्फ दयालु र सत्य हुनुहुन्छ
 जसले उहाँको प्रतिज्ञा र करारहः मान्दछ।
- 11 हे परमप्रभु, मैले धेरै गल्तीहः गरेको छु।
 तर, तपाईंको अनुरोध देखाउनु होस्, मैले जे जति अधर्म कामहः गरेँ त्यासलाई क्षमा गरिदिनु होस्।
- 12 यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ,
 तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ।
- 13 त्यस मानिसले असल चीजहःमा तृप्ति पाउनेछ,
 अनि परमेश्वरले प्रतिज्ञा गर्नु भएको जमीन उसका छोरा-छोरीहःले पाउनेछन्।
- 14 परमप्रभुले आफ्ना गुण कुराहः आफ्ना भक्तजनहःलाई भन्नुहुन्छ।
 उहाँले आफ्नो करारहः तिनीहःलाई सिकाउनु हुन्छ।
- 15 म सधैं परमप्रभुको सहयोग पाउन उहाँलाई पछिरेको छु।
 उहाँ सधैं मेरो संकटहःबाट मलाई मुक्ति गर्नुहुन्छ।
- 16 हे परमप्रभु, म पीडित र एकलो छु,
 मपट्टि फर्केर ममाथि कृपा दर्शाउनु होस्।
- 17 मेरा संकटहःबाट मलाई मुक्ति दिनुहोस्।
 मेरो समस्याहः समाधान गर्न साथ दिनुहोस्।
- 18 हे परमप्रभु, मेरा परीक्षाहः र संकटहःमा दृष्टि राख्नुहोस्
 र मैले गरेका सबै पापहः क्षमा गर्नुहोस्।
- 19 मसँग भएका मेरा शत्रुहःमा नजर परोस्।
 तिनीहःले मलाई हेला गर्छन् र कष्ट दिन्छन्।
- 20 हे परमप्रभु मेरो सुरक्षा गर्नुहोस् अनि बचाउनुहोस्।
 म तपाईंमाथि भरोसा गर्छु यसर्थ मलाई निराश नपार्नुहोस्।
- 21 हे परमेश्वर, तपाईं साँचै नै इमान्दारी र धार्मिक हुनुहुन्छ
 म तपाईंमा भरोसा राख्छु यसैले मेरो रक्षा गर्नुहोस्।
- 22 हे परमेश्वर! इस्राएल का सम्पूर्ण मानिसहःलाई उनीहःका शत्रुहःदेखि बचाउनुहोस्।

26

दाऊदको भजन।

- 1 हे परमप्रभु मेरो न्याय गर्नुहोस्।
 म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्।
 म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।
- 2 हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्।
 मेरो मन र हृदय जाँचन नियालेर हेर्नुहोस्।
- 3 मैले तपाईंको साँचो प्रेम कहिल्यै बिर्सिएको छुइँ
 अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।
- 4 म ती व्यर्थका मानिसहः मध्येको होइन।
 म दुष्टका संगतहःलाई घृणा गर्छु।
- 5 म ती कुकर्मिहःको समुदायलाई घृणा गर्छु।

म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैन।

- 6 हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस्
म तपाईंको वेदीको वरिपरि हिंडुन सकूँ।
- 7 हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु।
म ती अद्भुत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो।
- 8 हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु।
म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।
- 9 हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्।
ती हत्याराहरू सँगै मलाई नमानुहोस्।
- 10 ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन्।
तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्।
- 11 तर म निर्दोष छु।
यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्।
- 12 म सबै विपदहरूबाट सुरक्षित छु।
हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु त्यहाँ तपाईंको प्रशंसा गर्नेछु।

27

दाऊदको भजन।

- 1 हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्ता हुनुहुन्छ,
मैले कोहीसँग पनि डराउनु पर्दैन!
मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ।
यसैले म कोहीसँग डराउने छैन।
- 2 दृष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्।
तिनीहरूले मलाई तरवारले काट्न सक्छन्।
मेरा शत्रुहरूले आक्रमण गर्न सक्छन्।
अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।
- 3 तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्।
तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन।
यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन।
किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।
- 4 परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छु:
“जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ,
परमपरभुले दिने खुशी अनुभव गर्न सकूँ
अनि मन्दिरमा परिदर्शन गर्नु सकूँ।”
- 5 परमप्रभुले मलाई बचाउनु हुन्छ।
जब म संकटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ।
उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
- 6 मेरा शत्रुहरूले मलाई घेरेका छन्।
तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ।
त्यसपछि म उहाँको पालमा बलि चढाउने छु।
म आनन्दको जयकार सहित बलिदान गर्नेछु,
म परमप्रभुको सम्मानमा भजन गाउनेछु।
- 7 हे परमप्रभु, मेरो बिन्ती सन्नुहोस्।
मलाई जवाफ दिनुहोस्। मलाई कृपादान गर्नुहोस्।
- 8 हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु।
म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु।
म तपाईं समक्ष बोल्न आएँ।
- 9 हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्,
मलाई साथ दिनुहोस्।
मलाई टाढा नधकेल्नुहोस्,
मलाई नत्याग्नु होस्,
मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।
- 10 मेरो माता-पिताले मलाई छोडी गए।
तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो।
- 11 हे परमप्रभु, मेरा शत्रुहरू छन्।

- यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्।
मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।
- 12 मेरा शत्रुहरूले ममाथि आक्रमण गरे।
मलाई अरूले चोट पुर्यायोस भनी तिनीहरूले मेरो विषयमा झट्टो बोलेका छन्।
परमप्रभु, मेरा शत्रुहरूले मलाई पराजित नगरुन्।
- 13 मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।
- 14 परमप्रभुको सहयोगलाई पर्ख,
बलियो र साहसी होऊ,
अनि परमप्रभुको सहयोग पर्ख।

28

दाऊदको भजन।

- 1 हे परमप्रभु, तपाईं मेरो निम्ति चटान हुनुहुन्छ।
म तपाईंलाई सहायताको निम्ति गह्वारी रहेछु।
मेरो प्रार्थनाहरूलागि कान नथुनुहोस्!
- यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने,
मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुद्दाहरूभन्दा हीन छु।
- 2 हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु।
जब म बोलाउँछु मलाई सुनि दिनुहोस्।
मप्रति दया दर्शाउनु होस्।
- 3 हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्।
तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम” * शब्दसँग स्वागत गर्दछन्, तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरुद्ध अधर्म कामहरू गर्दछन्।
- 4 हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्।
यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्।
तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।
- 5 दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्।
उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्।
परमप्रभुले तिनीहरूलाई दण्ड दिऊन् अनि सम्पूर्ण नबनाऊन्।
- 6 परमप्रभुको प्रशंसा गर।
उहाँले मेरो करुणाको प्रार्थना सुन्नुभयो।
- 7 परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ,
म उहाँमाथि भरोसा गर्छु,
म खूशी छु
र उहाँको प्रशंसाको गीत गाउँछु।
- 8 परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ।
परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ।
- 9 हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्।
जो तपाईंका हुन, तिनीहरूलाई आशीर्वाद दिनु होस्।
तिनीहरूको अनन्त अगुवाइ र सम्मान गर्नुहोस्।

29

दाऊदको भजन।

- 1 परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
उहाँको महिमा र शक्तिको प्रशंसा गर।
- 2 परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
आफ्ना खास पोशाक * लगाएर उहाँको उपासना गरौं।
- 3 परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
- 4 परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
- 5 परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
परमप्रभुले लबनोनका टूला-टूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
- 6 परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो सँढे उफ्रिरहेको झैं देखिन्छ।

* 28:3: शालोम अर्थ हो “शान्ति” तर अभिवादन गर्दा “नमस्ते” मा पनि प्रयोग हुन्छ।

* 29:2: खास पोशाक जुन पोशाक मन्दिमा परमेश्वरको पूजा-पाठ गर्दा लगाइन्छ।

- सिरिओन हल्लिन्छ।
त्यो सानो बाखा नाच्दै गरे झैं देखिन्छ।
7 परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
8 परमप्रभुको आवाजले मस्भूमि पनि चम्काई दिन्छ।
कादेशको मस्भूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
9 परमप्रभुको आवाजले मुगलाई भयभीत पारिदिछ।
परमप्रभुले जङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।
- 10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
अनि सदा सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गर्नुन्।
परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिले आशीर्वाद दिऊन्।

30

- भजनहरू मध्ये एउटा। यो भजन मन्दिरको नाउँमा समर्पण। दाऊदको भजन।
1 हे परमप्रभु, तपाईंले मलाई मेरो संकटहरूबाट माथि उठाउनु भयो।
तपाईंले मेरो शत्रुहरूलाई जित्र दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन।
यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।
2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरे
र मलाई निको पार्नु भयो।
3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँचन दिनुभयो।
मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।
- 4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाओ!
उहाँको पवित्र नाउँको प्रशंसा गर!
5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो।
तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो।
म राती रोइरहेँ,
अर्को बिहान म खुशी थिएँ र गाइरहेथेँ!
- 6 जब म जोगिएँ र सुरक्षित भएँ,
सोचे केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!
7 हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो
मैले अनुभव गरेँ कसैले पनि मलाई पराजित गर्न सक्ने छैन!
जब तपाईंले मबाट मुख फर्काए जानुभयो,
म डराएँ र कामे।
- 8 यसर्थ परमेश्वर, म फर्केँ अनि तपाईं प्रति प्रार्थना गरेँ।
मैले तपाईंलाई दयाको बिन्ती गरेँ।
9 मैले भने, “परमेश्वर, के राष्ट्रैः हुन्छ!
यदि म मेरो अनि चिहानभित्र गए भने?
मेरेका मानिसहरू खाली धूलोभित्र पल्टिए बस्छन्!
तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्।
कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौं।
तिनीहरूले मानिसहरूलाई भन्दैनन्।
- 10 हे परमप्रभु, मेरो प्रार्थना सन्तुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्!
हे परमप्रभु, मलाई साथ दिनुहोस्!”

- 11 मैले प्रार्थना गरेँ र तपाईंले साथ दिनुभयो!
तपाईंले मेरो रुजाइलाई नाचमा बदली दिनुभयो।
तपाईंले मेरो उदासीनताका पोशाकहरू फुक्कालेर लैजानु भयो
र खुशीयालीले मलाई ढाकिदिनु भयो।
12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन,
अनि म सधै तपाईंको प्रशंसा गर्छु।

31

- प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु
मलाई निराश नपार्नुहोस्।

- मप्रति कृपालु हनुहोस् र मेरो रक्षा गर्नुहोस्।
 2 हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्।
 चोडै आउनु होस् अनि मलाई बचाउनु होस्।
 मेरो चट्टान हुनुहोस्।
 मेरो सुरक्षाको ठाउँ भइदिनु होस्।
 मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्।
 3 हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ।
 यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देश गर्नुहोस्।
 4 मेरा शत्रुहरूले मेरो समक्ष पासो थापे।
 मलाई तिनीहरूको पासोबाट बचाउनु होस्।
 तपाईं मेरो सुरक्षाको स्थान हुनुहुन्छ।
 5 हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं।
 मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ,
 मलाई बचाउनु होस्!
 6 म ती झूटा देवताहरू मान्नेहरूलाई घृणा गर्छु।
 म परमप्रभुमा मात्र भरोसा गर्छु।
 7 हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाच्नेछु।
 तपाईंले मेरो पीरहरू देख्न भएको छ।
 मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ।
 8 तपाईंले मेरा शत्रुहरूलाई मलाई लिएर जानु दिनु भएन।
 तपाईंले तिनीहरूको पासोबाट मलाई बचाउनु भयो।
 9 हे परमप्रभु, मसँग केयौं दुःख-कष्टहरू छन् यसैले मप्रति कृपा-दृष्टि राख्नुहोस्।
 यसैले म यति साह्रो उदास छु मेरा आँखाहरू बिझाउँदैछु।
 मेरो घोक्रो र भँडीहरू दुखिरहेछन्।
 10 मेरो जीवन उदासीनतामा समाप्त भइरहेछ।
 मेरो उमेर नैराश्यमा बितिरहेछ।
 मेरा संकटहरूले मेरो शक्ति नाश गर्दै लौँदैछ।
 मेरो शक्तिले मलाई छोड्दै गइरहेछ।
 11 मेरा शत्रुहरूले मलाई हेला गर्छन्,
 अनि मेरा सम्पूर्ण छिमेकीहरूले पनि हेला गर्छन्।
 सबै मेरा आफन्तहरूले मलाई गल्लीमा देखेका छन्।
 तिनीहरू मसँग डराउँछन् जब गल्लीमा मलाई तिनीहरूले देख्छन्,
 तिनीहरू मलाई नदेखे झैं भान गर्छन्।
 12 मानिसहरूले आफ्नो हराएको औजार जस्तै
 पूर्ण प्रकारले मलाई बिर्सिकाछन्।
 13 मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु।
 तिनीहरू मेरा विरोधीहरू भए, तिनीहरूले मलाई मार्न योजना गरे।
 14 तर हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु।
 तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ।
 15 मेरो जीवन तपाईंको हातमा छ,
 मलाई मेरो शत्रुहरूदेखि बचाउनुहोस्।
 कतिपय मानिसहरूले मलाई खेदिरहेका छन्।
 मलाई तिनीहरूबाट बचाउनुहोस्।
 16 कृपया स्वागत जनाएर तपाईंको दासलाई ग्रहण गर्नुहोस्।
 ममाथि कृपादृष्टि परोस् र मलाई बचाउनु होस्।
 17 हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरेँ।
 यसर्थ म असन्तुष्ट हुँदिन।
 दुष्ट मानिसहरू असन्तुष्ट हुनेछन्।
 तिनीहरू निस्तब्ध चिहानभित्र जानेछन्।
 18 ती दुष्टहरू अंहकार गर्छन्
 अनि राम्रा मानिसहरूको विषयमा झूटा कुरा गर्छन्।
 ती दुष्टहरू घमण्डी छन्,
 तिनीहरूको झूटो बोल्ने ओंठहरू मौन हुनेछन्।
 19 हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ।
 तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ
 जसले तपाईंलाई विश्वास गर्छन्।
 20 धर्मी मानिसहरूलाई कष्ट दिनलाई दुष्टहरू एक जुट हुन्छन्।
 ती दुष्टहरू लडाइँ गर्न तैयार हुन्छन्।

तर तपाईंले ती मानिसहस्ताई लुकाउनु हुन्छ र तिनीहरूको रक्षा गर्नु हुन्छ।
तपाईंले तिनीहस्ताई आफ्नो छत्रछाँयामा जोगाउनु हुन्छ।

21 परमप्रभुको जय होस्!

जब सम्पूर्ण शहरलाई शत्रुहरूले घेरेका थिए,
आफ्नो सेहपूर्ण करुणा अद्भुत प्रकारले मलाई देखाउनु भयो।

22 म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न।

तर मैले तपाईंलाई प्रार्थना गरेँ, परमेश्वर अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।”

23 हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ!

परमप्रभुले तिनीहस्ताई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्।

तर परमप्रभुले तिनीहस्ताई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्।

उहाँले तिनीहस्ताई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्।

24 बलियो र वीर होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पछि रहेका छौ।

32

दाऊदको भजन (मस्किल)।

1 त्यो मानिस खुशी हुन्छ,

जसका पापहरू क्षमा गरिएका छन्।

त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।

2 त्यो मानिस खुशी हुन्छ,

जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।

त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।

3 परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरेँ।

तर मैले आफ्नो गुण पापहरूको विषयमा कुरा गरिनँ।

जतिपल्ट प्रार्थना गरेँ, उतिपल्ट म कमजोर हुँदै गएँ।

4 परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।

म ग्रीष्म ऋतुमा सुकखा जमीन जस्तो भएँ।

5 तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।

परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भने। मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइँन।

अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!

6 यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।

तपाईंका भक्तजनहरूले तुलेको बाढी जस्ता संकटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।

7 हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,

तपाईं मलाई संकटहरूबाट रक्षा गर्नुहुन्छ।

तपाईं मलाई चरैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।

यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।

8 परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु

र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।

म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।

9 यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।

ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।

ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”

10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।

तर परमेश्वरको सेहपूर्ण करुणाले ती मानिसहरूलाई घेर्ने छ जसले परमप्रभुमाथि भरोसा गर्छन्।

11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।

हे शूद्र हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।

33

1 हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ।

उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ।

2 वीणा बजाए परमप्रभुको स्तुति गर!

दश तारे साराङ्गी बजाए परमप्रभुको भजन गाओ।

3 उहाँको निम्ति एउटा नयाँ गीत गाऊ।

सुखमय सुन्दर वाद्यहरू बजाऊ!

4 परमेश्वरको वचन सत्य छ।

उहाँले गर्नुभएको प्रत्येक कुरामा तिमीहरू भर पर्न सक्छौ।

- 5 परमेश्वर स्वच्छ हनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ।
परमेश्वरको साँचो प्रेमले पृथ्वी भरिन्छ।
- 6 परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो।
परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो।
- 7 परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो।
उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो।
- 8 यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ।
संसारमा भएका सबै मानिसहरू उहाँदेखि डराउनु पर्नेछ।
- 9 किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन्।
अनि यदि उहाँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्।
- 10 यदि परमप्रभुले चाहनु भयो भने, प्रत्येकका योजनाहरू व्यार्थ पार्न सक्नुहुन्छ।
उहाँले तिनीहरूका योजनाहरू ध्वंश पार्न सक्नु हुन्छ।
- 11 तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ।
उहाँका योजनाहरू पुस्तौ-पुस्तासम्म असल हुन्छन्।
- 12 परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्।
किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।
- 13 परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो
अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।
- 14 उहाँले उच्च-आसनबाट
तल पृथ्वीमा बाँचिरहेका सारा मानिसहरूलाई हेर्नु भयो।
- 15 परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो।
परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ।
- 16 कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन।
कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।
- 17 घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्।
तिनीहरूका बलले तिनीहरूलाई वास्तवमा भाग्न सहायता गर्न सक्दैन।
- 18 परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्।
जसले उहाँलाई सम्मान गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ।
- 19 परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ।
जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ।
- 20 यसैले हामी आशा लिएर परमप्रभुलाई पर्छिनेछौं।
उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ।
- 21 परमेश्वरले हामीलाई खुशी पार्नु हुन्छ,
हामी साँच्चै उहाँको पवित्र नाउँमा भरोसा गर्छौं।
- 22 हे परमप्रभु, हामी साँचो मनले तपाईंलाई पूज्दछौं।
यसर्थ हामीलाई तपाईंको महान् प्रेम दर्शाउनुहोस्।

34

त्यस समय दाऊद विक्षिप्त भएपछि अबिमेलकले उनलाई निकाली दियो। यसरी दाऊदले त्याग गरे। दाऊदको एटा भजन।

- 1 हर समय म परमप्रभुलाई धन्यको भन्छु।
उहाँको स्तुति निरन्तर मेरो ओठमा हुनेछ।
- 2 नम्र मानिसहरू! सुन र खुशी बन।
मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ।
- 3 परमप्रभुको स्तुति मसँग गर!
र हामी मिलेर उहाँको नाउँको सम्मान गरौं।
- 4 म परमेश्वरको संगत पाउनलाई उहाँकहाँ गएँ।
अनि उहाँले मलाई उत्तर दिनुभयो।
मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
- 5 उहाँको पाउन परमप्रभुलाई हेर,
लज्जित नहोऊ,
उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
- 6 यस दुःखी मानिसहले उहाँको पाउनलाई परमप्रभुलाई बोलायो।
अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो।
उहाँले मलाई सबै संकटहरूबाट बचाउनुभयो।
- 7 परमप्रभुको स्वर्गदूतले जुन मानिसहरूले परमप्रभुको अनुशरण गरे, उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्।
स्वर्गदूतहरूले तिनीहरूको रक्षा गरे।
- 8 परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ।
जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
- 9 परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर।

- उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरु कुनै सुरक्षित ठाउँ छैन।
- 10 बलवान मानिसहरू कमजोर र भोका हुनेछन्।
तर जुन मानिसहरू सहयोग मान परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।
- 11 केटा-केटीहरू मलाई ध्यान देऊ,
म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
- 12 यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ
र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
- 13 तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन;
त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।
- 14 नराम्रा कामहरू गर्दिछि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर।
शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
- 15 परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ।
उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।
- 16 तर परमप्रभु ती मानिसहरूका विरुद्ध हुनुहुन्छ जसले नराम्रा कामहरू गर्छन्।
उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंस पारिदिनु हुन्छ!
- 17 परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ।
उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।
- 18 जब कष्टले सतौँछ केही मानिसहरू नम्र हुन्छन्।
परमप्रभु तिमीहरूको नजिक हुनुहुन्छ।
अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
- 19 धार्मिक मानिसहरूका धर्म समस्याहरू हुन सक्छन्,
तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाउनु हुनेछ।
- 20 परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ।
एउटा पनि हड्डी भौँचिन दिनु हुनेछैन।
- 21 तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्।
असल मानिसहरूका शत्रुहरू ध्वंस हुने नै छन्।
- 22 जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ।
उहाँले तिनीहरूलाई ध्वंस हुन दिनु हुनेछैन।

35

दाऊदको भजन।

- 1 हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्।
मेरा रणहरू लडिदिनु होस्!
- 2 हे परमप्रभु! तपाईंको सानो ढाल र ढूलो कवच उठाउनु होस्।
उठ्नु होस् र मलाई सहायता गर्नुहोस्।
- 3 भाला र बरछा लिनुहोस्
अनि मलाई खेदो गर्नेहरूको विरुद्ध लड्नु होस्।
परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।”
- 4 कतिपय मानिसहरू मलाई मार्ने तमसिरहेका छन्।
तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्।
तिनीहरूले मलाई नोकसान गर्ने योजना बनाइरहेका छन्।
यसर्थ तिनीहरूलाई जित्नु होस्
र लज्जित पार्नु होस्।
- 5 तिनीहरूलाई हावाले उडाउने भूस * जस्तो बनाउनु होस्।
तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गर्नु।
- 6 तिनीहरूका बाटाहरू अँध्यारो चिप्ला हुन्।
परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई खेद सक्नुन।
- 7 मैले अधर्म कर्महरू गरिने, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे।
कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्ने खोजे।
- 8 यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्।
तिनीहरूलाई अज्ञात संकटहरूले पक्रोस्।
- 9 तब म परमप्रभुमा हँषित रहनेछु।
जब उहाँले मलाई बचाउनु हुनेछ म हँषित हुनेछु।
- 10 मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ,
“हे परमप्रभु! तपाईं परमेश्वर जस्तो हुनुहुन्छ,
तपाईं ती बलिया मानिसहरू माझका कमजोर मानिसहरूलाई बचाउनु होस्।

* 35:5: भूस चामलको दानाहरू मिसकेको पोगटा।

- तपाईंले ती बलिया मानिसहरूबाट सामानहरू थुतेर ती खाँचोमा परेका गरीब मानिसहरूलाई दिनुभयो।”
- 11 झटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्,
म केही पनि जान्दिनँ भनेर ती मानिसहरूले मलाई सोधिरहेछन्।
- 12 मैले असल कुराहरू मात्र गरेँ। तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्।
हे परमप्रभु, मलाई मेरो योग्यता अनुसारको असल कुराहरू दिनुहोस्।
- 13 जब ती मानिसहरू बिमारी हुन्थे, म तिनीहरूका लागि दुःखी हुन्थे।
मैले उपवास बसेर आफ्नो शोक प्रकट गरेँ।
(के तिनीहरूका निम्ति प्रार्थना गर्नाले मैले यही पाएको हुँ?)
- 14 मैले ती मानिसहरूका लागि उदास पोशाकहरू लगाएँ, ती मानिसहरूलाई साथी-भाइहरू जस्तो व्यवहार गरेँ।
कुनै मानिसकी आफ्नो आमा मर्दा ऊ रोएको जस्तो अवस्था म उदास थिएँ।
मैले आफ्नो उदासीनता देखाउनका लागि कालो पोशाक लगाएको थिएँ।
म आफ्नो शरीर झुकाएर उदास भई हिंड्दथेँ।
- 15 तर जब मैले भूल गरेँ। ती मानिसहरू ममाथि हाँसे।
तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्,
म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ।
तर तिनीहरूले मलाई धैरपल्ट आक्रमण गरे।
- 16 तिनीहरूले गाली गरे र मेरो खिसी गरे।
तिनीहरूले म तर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए।
- 17 मेरा स्वामी, कहिलेसम्म तपाईं हेरिरहनु हुन्छ त्यस्ता नराम्रा घटनाहरू घटेका?
तिनीहरूले मलाई नष्ट गर्न खोजिरहेका छन्।
परमप्रभु! ती दुष्ट मानिसहरूबाट जो हिंस्रक सिंह जस्तै छन्।
मेरो जीवनको रक्षा गर्नुहोस्, मेरो प्यारो जीवनको रक्षा गर्नु होस्।
- 18 हे परमप्रभु, जब म शक्तिशाली मानिसहरूसँग हुनेछु,
महासभामा म तपाईंको स्तुति गाउने छु।
- 19 मेरो झटो बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्।
निसन्देह मेरा शत्रुहरूले,
आफ्ना गुप्त योजनाहरूको ढङ्ग पाउनेछन्।
- 20 मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन्।
तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्।
- 21 मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्।
तिनीहरू झटो बोल्दछन् भन्छन् “आहा! हामी जान्दछौं तिमी के गरिरहेका छौं।”
- 22 हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ,
यसैले मौन नबसुहोस्,
मलाई छाडेर नजानुहोस्।
- 23 हे परमप्रभु, जागृनुहोस्! उठनुहोस्!
मेरो परमेश्वर, मेरो परमप्रभु, मेरो लागि लडाईं गर्नुहोस्।
अनि मलाई न्याय ल्याई दिनुहोस्।
- 24 हे मेरो परमप्रभु परमेश्वर, तपाईंको धार्मिकता अनुसार मलाई न्याय गर्नुहोस्।
तिनीहरूलाई ममाथि उपहास गरेर हाँस नदिनुहोस्।
- 25 मानिसहरूलाई भन्नु नदिनुहोस्, “हामी जे चाहन्थ्यौं सो हामीले पायौं।
हामीले उसलाई ध्वंस पारिदियौं!”
- 26 म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्।
जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्।
तिनीहरू सोचदछन् मभन्दा तिनीहरू उत्तम छन्!
यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन्।
- 27 कतिपय मानिसहरू मप्रति राम्रो कुराहरू होस् भनेर चाहन्छन्।
भरोसा गर्दछु तिनीहरू खुशी हुनेछन्।
तिनीहरू सधैं भन्दछन्, “परमप्रभु महान हुनुहुन्छ।
उहाँ आफ्ना दासको लागि के उत्तम हो त्यही गर्ने इच्छा गर्नुहुन्छ।”
- 28 यसकारण परमप्रभु! म तिनीहरूलाई भन्दछु, तपाईं कति धार्मिक हुनुहुन्छ।
म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।

36

प्रमुख संगीतकारलाई: परमप्रभुका दास दाऊदको भजन।

1 एकजना दुष्ट मानिसले एकदमै दुष्ट काम गर्छ जब त्यो आफैले आफैलाई यसो भन्छ,

“म न त परमेश्वरसँग डराउनेछु न त परमेश्वरलाई आदर नै गर्नेछु।”

2 त्यो मानिस आफैसित झटो हुन्छ।

- त्यस मानिसले आफ्नो गलती देख्दैन।
यसैले उसले क्षमाको याचना गर्दैन।
- 3 उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्।
त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।
- 4 राती उसले दुष्ट योजना तयार पार्दछ।
ऊ उठ्छ तर राम्रो काम गर्दैन।
तर उसले अधर्म गर्नलाई नाईनास्ति गर्दैन।
- 5 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करुणा आकाश भन्दा पनि उच्च छ।
तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।
- 6 परमप्रभु, तपाईंको धार्मिकता सर्वोच्च पर्वत भन्दा पनि उच्च छ।
तपाईंको न्याय अगाध समुद्र भन्दा गहिरो छ।
- परमप्रभु, तपाईंले मानिस र पशुहरूलाई रक्षा गर्नुहुन्छ।
7 तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन।
मानिस जाति र स्वर्गदूतहरू तपाईंकहाँ सुरक्षाको निम्ति आउँछन्।
- 8 परमप्रभु! तिनीहरू तपाईंको धरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्।
तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ।
- 9 हे परमप्रभु! जीवनको स्रोत तपाईंबाट बहन्छ!
तपाईंकै ज्योतिबाट हामी ज्योति पाउँछौं।
- 10 हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँचो रूपले चिन्छन्
अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्।
- 11 हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्।
दुष्ट मानिसहरूले मलाई घचेटन नदिनु होस्।
- 12 यी चिन्हहरू तिनीहरूका चिहानमा राखी दिनुहोस्:
“यहाँ दुष्ट मानिसहरू सुतेका छन्।
तिनीहरूलाई धूलो पिठो पारियोस्।
तिनीहरू फेरि कहिल्यै पनि जाग्न सक्ने छैनन्।”

37

दाऊदको भजन।

- 1 दुष्ट मानिसहरूप्रति उदास न होऊ।
दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
- 2 दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन्
जो ओइलिन्छन् अनि चाँडे मर्छन्।
- 3 यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौं र राम्रो कामहरू गर्छौं भने,
तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँचेछौं र आनन्द लिने छौं।
- 4 आनन्दसित परमप्रभुको सेवा गर
अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
- 5 परमप्रभुमाथि भरोसा गर।
उहाँ माथि भरोसा गर अनि के गर्नु पर्नेछ उहाँले गर्नु हुनेछ।
- 6 तिमीहरूका असल कार्यहरू र निर्मलता,
मध्य दिनको घाम झैं चम्कियोस्।
- 7 परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्छौं।
दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर।
जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन् अनि तिनीहरूको खराब युक्तिहरू सफल हुँदैनन्।
- 8 नरिसाऊ! बोलाहा न होऊ! त्यति उदास न होऊ जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्छौं।
- 9 किनभने दुष्ट मानिसहरू ध्वंस हुनेछन्
तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्, परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
- 10 चाँडे नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्।
तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्।
- 11 नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन्
अनि तिनीहरूले प्रचुर उन्नति र आनन्द उपभोग गर्नेछन्।
- 12 दुष्टहरूले धर्मी मानिसहरूका विरुद्ध खराब योजनाहरू बनाउँछन्।
ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाहा किटेर देखाउँछन्।
- 13 तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाम्रो हुन्छ।
उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ।

- 14 दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्।
ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्।
ती असल, ईमानदारी मानिसहरूलाई मार्न चाहन्छन्।
- 15 तर तिनीहरूको धनुहरू भाँचिने छन्
र तिनीहरूका तरवारहरू आफ्नै मुटुहरूमा रोपिनेछ।
- 16 दुष्ट मानिसहरूको एकदम घुईचोभन्दा,
कमती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्।
- 17 किनभने दुष्ट मानिसहरू ध्वंश हुनेछन्,
तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ।
- 18 परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ,
तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ।
- 19 जब संकटहरू आउँछन्,
धर्मी मानिसहरू असन्तुष्ट हुनेछैनन्।
अनिकालको समयमा पनि
धर्मीहरूको निम्ति खानेकुरा प्रशस्त हुनेछ।
- 20 तर दुष्ट मानिसहरू परमप्रभुका शत्रुहरू हुन्,
अनि तिनीहरू नष्ट हुने नै छन्।
तिनीहरूका घाटीहरू सुक्छा हुनेछन् अनि जल्ने छन्।
तिनीहरू सबै नाश हुनेछन्।
- 21 दुष्ट मानिसहरूले झट्टै पैसा ऋण लिन्छन् अनि कहिल्यै ती ऋण चुक्ता गर्दैनन्,
तर धर्मी जनहरूले उदारतापूर्वक अरूलाई दिदछन्।
- 22 यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्।
तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्।
- 23 सतर्क भएर हिंडुने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ।
परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ।
- 24 यदि त्यो सिपाहीले दगुरे आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ,
र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।
- 25 म जावन थिएँ तर अब वृद्ध भएको छु,
तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्न भएको देखेको छैन।
मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन।
- 26 धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन्
अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।
- 27 यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौं भने
तिमी सधैं बॉचने छौं।
- 28 परमप्रभुले न्याय मन पराउनु हुन्छ,
उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोड्नु हुन्न।
परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं रक्षा गर्नुहुन्छ
तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।
- 29 धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसरको देश पाउनेछन्।
तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।
- 30 धर्मी मानिसले उत्तम सल्लाह दिदछ।
उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।
- 31 उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ।
अनि ठीक प्रकारले बॉचनबाट उ कहिल्यै वन्चित हुँदैन।
- 32 तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्न बाटाहरू खोजिरहेका हुन्छन्।
- 33 जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन् परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्न हुन्न।
जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन् परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्न हुन्न।
- 34 परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्छ।
परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौं,
उहाँले दुष्टहरूलाई त्यो जग्गा छोड्न लाउनु हुनेछ।
- 35 मैले एक बलवान कपटी मान्छे देखें।
ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।
- 36 तर ऊ हिंडी सकेको थियो।
मैले उसलाई खोजें, तर भेट्न सकिन।
- 37 शूद्र र ईमान्दार बन।
शान्ति प्रिय मानिसहरूले धैरै सन्तानहरू पाउनेछन्।
- 38 तर जुन मानिसले नियम मान्दैन पूर्ण रूपले ध्वंश हुनेछन्।
अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्।

- 39 धर्मी मानिसहरूलाई परमप्रभुले बचाउनु हुन्छ।
जब धर्मी मानिसहरू संकटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।
- 40 परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउनु हुन्छ।
धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन् अनि तिनीहरूलाई उहाँले दुःख मानिसहरूबाट बचाउनु हुनेछ।

38

सम्झनाको निम्ति दाऊदको भजन।

- 1 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्।
तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।
- 2 हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ।
तपाईंको काँडाहरू गहिरिएर मभिन्न गाडिए।
- 3 तपाईंले मलाई दण्ड दिनुभयो।
अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ।
मैले पाप गरे र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट-कट दुःखिरहे छन्।
- 4 म अधर्म कामहरूको दोषी छु, अनि त्यो दोष भारी बोके छ।
म टाउको उठाएर हिँड्न पनि लज्जित छु।
- 5 मैले मूर्ख कामहरू गरे।
अब मेरो घाउ खाटिराहरूले दुर्गन्ध दिँदछन्।
- 6 म कुप्रिएँ र सधैं ज्यादा झुकेको छु,
म दिनभरि हताश-हताश हुन्छु।
- 7 मलाई ज्वरो आएको छ,
अनि मेरो सम्पूर्ण शरीर कट-कट खाइरहेछ।
- 8 म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिन।
मेरो दुःखको मुटुले मलाई रुने बनाएको छ।
- 9 मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो।
मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।
- 10 मेरो मुटु बढ्ता ढक्ढुकी रहेछ।
मेरो बल तुरिन्दै गइरहेछ, अनि म अन्धो हुन लागिरेहेछ।
- 11 मेरा बिमारीको कारणले गर्दा,
मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्।
मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।
- 12 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्।
तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिजाइहेका छन्।
सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
- 13 तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैन।
म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैन।
- 14 म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन।
म मेरा शत्रुहरू गल्ली छन् भनेर कुनै तर्क गर्न सक्तिन र प्रमाणित पनि गर्न सक्तिनँ।
- 15 किन्नभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पछिरेहेको छु।
हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ।
- 16 यदि मैले केही कुरा गरे भने शत्रुहरूले मलाई खिसी गर्छन्।
तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मरै दुःखकर्मको सजाय हो।
- 17 म जान्दछु गल्ली कार्यहरू गरेकोले म दोषी छु।
म मेरो पीडा बिर्सिन सक्तिनँ।
- 18 हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने।
म आफ्नो पापहरूको विषयमा दुःखी छु।
- 19 मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्,
अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।
- 20 मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे
अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरे।
मैले सुकार्य गर्ने प्रयास मात्र गरे,
तर तिनीहरू मेरो विरुद्धमा नै उठे।
- 21 हे परमप्रभु, मलाई त्यागी नजानुहोस्।
हे मेरो परमेश्वर, मेरो हितैषी भएर बसुहोस्!
- 22 चौँडै आउनुहोस् र मलाई सहयोग दिनुहोस्!
हे मेरो परमेश्वर, रक्षा गर्नुहोस्!

39

प्रमुख संगीतकार, यदूतनलाई। दाऊदको भजन।

1 मैले भने, “म आफैले भनेका कुरामा सतर्क हुनेछु।

म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन।

जब म कपटी मानिसको चरित्र हन्छु

म मेरो मुख बन्द राख्ने छु।”

2 यसैले मैले केही भनिनेँ।

मैले त्यस्तो कुनै राम्रो कुरा पनि भनिनेँ।

तर मेरो मनोव्याथा अझ बढ्यो।

3 म एकदमै रिसाएको थिएँ

अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ,

यसैले मैले केही भनेँ।

4 हे परमप्रभु, भन्नुहोस्, मतर्फ अब के घट्ने छ?

भन्नुहोस्, कहिलेसम्म म बाँच्ने छु?

मेरो आयु कति छोटो छ, म जान्न पाऊँ!

5 परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो।

तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ।

प्रत्येक मानिसको जीवन चौडै विलिन हुँदछ, मानिस सदा सर्वदा बाँच्दैन!

6 हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो।

हामी टेलाटेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं,

तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।

7 यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ?

तपाईं मात्र मेरो भरोसा हुनुहुन्छ।

8 हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्।

मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।

9 म आफ्नो मुख खोल्ने छैन

म केही पनि भन्ने छैन।

परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।

10 तर परमेश्वर, मलाई शान्ति दिन थाम्नु होस्,

यदि तपाईं थामिनु भएन भने मलाई ध्वंस पार्नुहुनेछ!

11 हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो, तिनीहरूले ठीक बाँच्ने तरिका सिक्नु।

जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ।

हो, हाम्रो जीवन चडि नै हराउने जाने बादल जस्तो छ।

12 हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्!

मेरा ती विलापका शब्दहरू सुन्नुहोस्,

मेरा आँसुहरू हेर्नुहोस्।

तपाईंसँग यस जीवनबाट पार गरेर जाने म खाली एक यात्री हुँ।

मेरा सबै पिता-पुर्खाहरू जस्ता म यहाँ क्षणिकको निमित्त मात्र छु।

13 हे परमप्रभु, मलाई एकलो छोडी दिनुहोस्

अनि मेरो जानुअघि मलाई खुशी हुन दिनुहोस्।

40

प्रमुख संगीतकारलाई। दाऊदको भजन।

1 मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई भन्नुभयो।

उहाँले मेरा विलापहरू सुन्नुभयो।

2 परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो।

उहाँले मलाई हिले हिलो भएको ठाउँबाट उठाउनु भयो।

उहाँले मलाई उठाउनु भयो, भूँइमा राख्नु भयो

अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।

3 परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।”

धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्,

अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्।

तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।

4 त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ।

यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लौँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ।

- 5 हे परमप्रभु, हाफ्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ!
तपाईंसँग हाफ्रा लागि अद्भूत प्रकारका योजनाहरू छन्।
कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्!
म घरि-घरि ती कुराहरू भन्छु जुन कुराहरू अनगन्ती छन्।
- 6 परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयो:
तपाईं प्राणीका बलिहरू र अनन्त अर्पणहरू चाहनु हुन्।
तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्।
- 7 यसैले मैले भने, “म यहाँ छु!
मलाई लैजानुहोस्, म आइरहेछु, धर्मशास्त्रमा यी कुराहरू मेरो विषयमा लेखिएका छन्।
- 8 हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु।
म तपाईंको व्यवस्था जान्दछु।
- 9 मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ।
अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!
10 हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ,
मैले ती कुराहरू हृदयमा लुकाई राखिन।
परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँचनलाई तपाईंमाथि आश्रित हुन सक्छन्।
मैले तपाईंको विस्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइन।
- 11 यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्!
तपाईंको विस्वस्तता र कृपादानले मेरो रक्षा गरोस्!”
- 12 दुष्ट मानिसहरू मेरो चारैतिर थुप्रेका छन्।
तिनीहरू अनगन्ती छन्!
मेरा पापहरूले मलाई पक्रियो,
अनि म तिनीहरूबाट भाग्न सक्तिन।
तिनीहरू मेरो टाउकोको केशभन्दा पनि धेरै छन्।
मैले मेरो आँट हराएको छु।
- 13 हे परमप्रभु, मतिर दुगुरेर मलाई बचाउनु होस्!
हे परमप्रभु, चोँडे आउनुहोस् र मलाई साथ दिनुहोस्!
- 14 ती दुष्ट मानिसहरूले मलाई मार्ने प्रयास गरिरहेछन्।
हे परमप्रभु, ती मानिसहरूलाई लज्जित
र निराश बनाई दिनुहोस्।
तिनीहरूले मलाई कष्ट दिन चाहन्छन्,
तिनीहरूलाई लज्जित बनाएर भगाउनु होस्!
- 15 ती दुष्ट मानिसहरूले मलाई लज्जित पार्छन्।
तिनीहरू बोल्नलाई पनि संकोच होस्!
- 16 तर ती मानिसहरू ज-जसले तपाईंको सहायता खोज्दछन आनन्दित र खुशी होऊन।
तपाईंले गरेको संख्यालाई तिनीहरूले प्रेम गर्छन्।
तिनीहरूले सधैं यसो भनन्, “परमप्रभु महान हुनुहुन्छ।”
- 17 हे स्वामी, म दुःखी अनि असहाय मानिस हुँ,
मलाई सहायता गर्नुहोस्।
मलाई रक्षा गर्नु होस्।
हे मेरो परमेश्वर, विलम्ब नगर्नु होस्!

41

प्रमुख संगीतकारलाई। दाऊदको भजन।

- 1 एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ,
त्यसैले धेरै आशीर्वादहरू पाउनेछ।
जब संकट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ।
- 2 परमप्रभुले त्यस मानिसलाई रक्षा गर्नुहुनेछ र उसको जीवन बचाउनु हुनेछ।
त्यो मानिस पृथ्वीमा धन्य हुनेछ।
परमेश्वरले त्यस मानिसका शत्रुहरूद्वारा ध्वंस हुन दिनु हुनेछैन।
- 3 जब त्यो मानिस रोगी हुन्छ र ओछ्यानमा पर्छ, परमप्रभुले उसलाई बल दिनु हुनेछ।
त्यो मानिस बिमार हुन सक्छ, तर परमप्रभुले उसलाई निको पार्नु हुनेछ।
- 4 मैले भने, “हे परमप्रभु, मप्रति अनुग्रह गर्नु होस्।
मैले तपाईंको विरुद्ध पाप गरेँ, तर मलाई क्षमा दिनुहोस् र निको पार्नु होस्।”
- 5 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे।
तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?”

- 6 मानिसहरू मलाई हेर्न आउँछन्।
तर तिनीहरूले वास्तवमा के सोचिरहेछन् तिनीहरू भन्दैनन्।
तिनीहरू खाली मबाट केही समाचारहरू मात्र लिन आउँछन्,
अनि तिनीहरू जान्छन् र मेरो विषयमा उडन्ते कुराहरू फिजाउँछन्।
- 7 मेरो विषयमा शत्रुहरूले परस्परमा कानेखुसी गर्छन्।
तिनीहरूले मेरो विरुद्ध षडयन्त्रहरू गरिरहेछन्।
- 8 तिनीहरू भन्छन्, “उसले केही भूल काम गर्‍यो
त्यसैले गर्दा ऊ बिमारी भयो।
हामी आशा गर्छौं तिनी कहिल्यै निको हुनेछैनन्।”
- 9 मेरो प्रिय साथीले मसँगै खायो। म उसलाई भरोसा गर्थे।
तर अहिले, ऊ मेरो विरुद्धमा बागी भएकोछ।
- 10 यसैले, हे परमप्रभु, दया गरेर मप्रति कृपा गर्नु होस्।
मलाई उठाउनु होस् अनि म तिनीहरूको ऋण चुत्का गर्नेछु।
- 11 हे परमप्रभु, शत्रुहरूलाई ममाथि आघात गर्न नदिनुहोस्।
तब म जान्ने छु तपाईंले तिनीहरूलाई ममाथि आघात गर्न पठाउनु भएन।
- 12 म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो।
तपाईं मलाई उठ्न दिनुहोस् र सदा तपाईंको सेवा गर्नपाऊँ।
- 13 परमप्रभु, इसाएल का परमेश्वर धन्य हुनु हुन्छ!
उहाँ सधैं हुनुहुन्थ्यो, अनि उहाँ सधैं हुनुहुनेछ।

आमेन, आमेन।

दोस्रो भाग

42

(भजनसंग्रह 42-72)

- प्रमुख सर्गीतकारलाई: कोरह परिवारबाट मस्किल नाउँका भजन।
- 1 हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ।
त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु।
- 2 मेरो प्राण जीवित परमेश्वरको लागि तिर्खाउँछ।
म उहाँलाई भेट्न कहिले जान सक्छु?
- 3 मेरो शत्रुले निरन्तर मलाई ठट्यौली बनाएको छ।
ऊ भन्छ, “तेरो परमेश्वर कहाँ छ? ऊ तिमीलाई बचाउन आउँछ?” म, उदास र दुःखी भएँ।
आँसु मेरो रात दिनको खाद्य बनिएको छ जो मेरो आँखाबाट झर्छ।
- 4 जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु
मेरो हृदय चँकिएर आउँछ।
तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु।
ती घुईचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु।
- 5-6 म यति उदास किन हुनु पर्ने?
म किन यति सानो विचलित हुने!
म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु।
फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु।
उहाँले मलाई बचाउनु हुन्छ!
किनभने मैले यस ठाउँबाट तपाईंलाई सम्झना गर्नुपर्छ,
यस सानो पहाड जहाँ हेर्मीन पर्वत र यर्दन नदीको मिलन हुँदछ।
- 7 पृथ्वीको मुहानबाट निस्केर छड्ग-छड्ग गर्दै
खोला बगेको आवाज म सुन्छु।
हे परमप्रभु, तपाईंका छालहरूले,
मेरो वरिपरि छड्ग-छड्ग गर्दै मलाई धोइरहेका छन्।
- 8 प्रत्येक दिन परमप्रभुले आफ्नो स्नेहपूर्ण करुणा देखाउनु हुन्छ
अनि प्रत्येक रात म प्रशंसा मेरो जीवित परमेश्वरका लागि प्रार्थना गर्ने थिएँ।
- 9 म परमेश्वर, मेरो चट्टानसँग कुरा गर्छु म भन्छु,
“हे परमप्रभु, किन तपाईंले मलाई बिर्सनु भयो?
शत्रुको क्रूरताको कारणले गर्दा? त्यस्तो उदासीनता मैले किन खप्नु?”
- 10 मेरा शत्रुले लगातार मेरो अपमान गर्दछ र मार्ने तरिकाले प्रहार गर्दछ
अनि मलाई सोध्दछ, “तेरो परमेश्वर कहाँ छ?”

के तँलाई बचाउन अहिलेसम्म आएको छैन?"

- 11 मैले यति उदास किन हुन पर्छ?
किन मैले यति विरक्तिनु पर्छ?
मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नु पर्छ।
म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु।
उहाँले मेरो रक्षा गर्नु हुनेछ!

43

- 1 हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन।
त्यो मानिस दुःख छ र झटो बोल्दछ।
हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु।
मलाई त्यो मानिसबाट बचाउनु होस्।
- 2 हे परमेश्वर, तपाईं मेरो सूरक्षा-स्थल हुनुहुन्छ,
किन तपाईंले मलाई त्यस्तो भयो?
किन तपाईंले मलाई देखाउनु भएन
कि कसरी म मेरो शत्रुदेखि भाग्नु।
- 3 हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्।
तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।
- 4 म परमेश्वरको वेदीमा जानेछु।
हे परमेश्वर, म परमेश्वरकहाँ आउनेछु जसले मलाई अत्यन्तै खुशी बनाउँनु हुन्छ।
हे परमेश्वर, हे मेरो परमेश्वर,
म वीणा बजाएर परमेश्वरको प्रशंसा गर्छु।
- 5 किन म यति साह्रो तल झरेँ?
किन म यति साह्रो विचलित छु?
मैले परमेश्वरको सहायताको निम्ति पर्खनु पर्नेछ,
म फेरि अझै पनि उहाँको प्रशंसा गर्ने मौका पाउँछु,
उहाँले मलाई बचाउनु हुन्छ।

44

- प्रमुख संगीतकारलाई। कोरह परिवारको मास्किल भन्ने भजन।
- 1 हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं।
हाम्रा पिता-पुर्खाहरूको जीवनकालमा तपाईंले के के गर्नुभयो उहाँ बताउनु भयो।
तपाईंले धेरै वर्ष अधि गरेका कार्यहरू, तिनीहरूले हामीहरूलाई बताए।
- 2 परमेश्वर, तपाईंले आफ्नो महान शक्ति सहित
अस्का जग्गाहरू लिनुभयो अनि हामीलाई दिनु भयो।
तपाईंले ती विदेशी मानिसहरूलाई टुहुरो पार्नु भयो।
तपाईंले तिनीहरूलाई यो ठाउँ छोड्न वाध्य गर्नुभयो।
- 3 हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो।
उनीहरूका पाखुराहरू बलिया थिएनन्, जसले तिनीहरूलाई विजयी गराए।
यो हाम्रो पिता-पुर्खाहरूसँग तपाईं भएको कारणले गर्दा भएको हो।
परमेश्वर, तपाईंको महान शक्तिले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
किनभने तपाईंले उहाँहरूलाई प्रेम गर्नुभयो!
- 4 हे मेरो परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ।
आदेश दिनुहोस् अनि याक्बका मानिसहरूलाई विजयतर्फ अगुवाइ गर्नुहोस्।
- 5 मेरो परमेश्वर, तपाईंको सहायताले गर्दा हामी आफ्ना शत्रुहरूलाई पछि धकेल्ने छौं।
तपाईंको नाउँमा हामी तिनीहरूलाई कुल्चदै हिंड्ने छौं।
- 6 म मेरो धनु र तरवारमाथि भरोसा राख्दिन।
मेरो तरवारले मलाई बचाउन सक्दैन।
- 7 हे परमेश्वर, तपाईंले हामीलाई मिश्रबाट बचाउनु भयो।
तपाईंले हाम्रा शत्रुहरूलाई लज्जित बनाएर राख्नु भयो।
- 8 हामीले दिनभरि नै परमेश्वरको स्तुति-गान गाएका छौं।
अनि तपाईंको नाउँको प्रशंसा सदा सर्वदा गर्नेछौं!
- 9 तर, हे परमेश्वर, तपाईंले हामीलाई छोड्नु भयो, तपाईंले हामीलाई लज्जित पार्नु भयो।
तपाईं युद्धभूमिमा हामीसँग आउनु भएन।
- 10 तपाईंले हाम्रा शत्रुहरूलाई पछि धकेल्न लगाउनु भयो।
हाम्रा शत्रुहरूले हाम्रो सम्पति लगेर गए।

- 11 तपाईंले हामीलाई खाद्य रूपमा खाओस् भनेर भेडा जस्तो टाढा अलमग राखि दिनु भयो।
तपाईंले विदेशीहरूका माझ हामीलाई छरपस्ट पारेर छाडी दिनुभयो।
- 12 हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू सितैमा बेचिदिनु भयो,
तपाईंले तिनीहरूको दर दाम पनि गर्नु भएन।
- 13 तपाईंले छिमेकीहरू समक्ष हामीलाई हाँसोको पात्र बनाउनु भयो।
तिनीहरूले हामीमाथि हाँसे र खिल्ली उडाए।
- 14 हामी हँसाउने कथाहरू मध्ये एक हौं जो मानिसहरू भन्छन्।
आफ्नो देश नभएका मानिसहरू सम्म हामीमाथि हाँस्छन् र आफ्ना टाउकाहरू हल्लाउँछन्।
- 15 म लाजले छोपिएको छु।
सारा दिन आफ्नो लज्जित रूप हेर्छु।
- 16 मेरा शत्रुहरू जसले मसित साटो फेर्न चाहन्थे,
तिनीहरूको खिसी र अपमानबाट उप्जेको लाजले गर्दा म आफैँ लुक्छु।
- 17 परमेश्वर, तपाईंलाई हामीले बिसैका छैनौं।
अझै यी सबै कुराहरू तपाईंले हाम्रा लागि गर्नु हुन्छ।
हामीले तपाईंको करार पत्रमा हस्ताक्षर गर्दा छल-कपट गरेका छैनौं।
- 18 परमेश्वर, हामी तपाईंबाट टाढिएका छैनौं।
हामी तपाईंलाई पछ्याउनका लागि रोकिएका छैनौं।
- 19 तर, परमेश्वर, तपाईंले हामीलाई यस ठाउँमा मिचनु भयो जहाँ स्यालहरू बस्दछन्।
तपाईंले हामीलाई त्यस ठाउँमा छाडिदिनु भयो जुन मृत्यु भन्दा पनि भयानक अंधारो छ।
- 20 के हामीले हाम्रो परमेश्वरको नाउँ बिसिँयौं?
के हामीले विदेशी देवताहरूलाई प्रार्थना गर्यौं? होइन!
- 21 निम्नय नै परमेश्वर यी सबै कुराहरू जान्नुहुन्छ।
उहाँले हाम्रो गहन गुप्त कुराहरू पनि जान्नुहुन्छ।
- 22 हे परमेश्वर, दिनभरि हामी तपाईंका लागि मरिमेद्वयौं।
हामी मार्न लगाएका भेडा जस्तै छौं।
- 23 उठ्नु होस, मेरो स्वामी!
किन तपाईं सुतिरहनु भएको छ?
उठ्नु होस! हामीलाई सदाको निम्ति नछोड्नु होस!
- 24 परमेश्वर, तपाईं किन हामीदिखि लुकिरहनु हुन्छ?
तपाईंले हाम्रो पीर र संकटहरूलाई बिसिनु भयो?
- 25 हामीलाई फोहारेभित्र हुत्याइएको छ।
हाम्रो शरिर धूलोमा पल्टिरहेको छ।
- 26 हे परमेश्वर, उठ्नु होस र हामीलाई सहयोग गर्नुहोस।
तपाईंको स्नेहपूर्ण करुणाले हामीलाई बचाउनुहोस।

45

प्रमुख संगीतकारलाई शोशन्निम रागमा कोरह परिवारको मास्किल भन्ने भजन। प्रेमको भजन।

- 1 जब म यी कुराहरू राजाको निम्ति लेख्छु,
सुन्दर शब्दहरूले मेरो मास्टिष्कमा भरिन्छन्।
शब्दहरू मेरो जिब्रोबाट आउँछन्,
मानो ती शब्दहरू सियालु लेखकका कलमबाट आइरहेकाछन्।
- 2 तपाईं सबै भन्दा असल हुनुहुन्छ।
तपाईं एकदम योग्य वक्ता हुनुहुन्छ।
यसकारण परमेश्वरले सदा-सर्वदा तपाईंलाई आशिष दिऊन्!
- 3 तिम्रो पटकामा तरवार भिरे।
तिम्रो महिमापूर्ण जंगी पोशाक लगाऊ।
- 4 तिम्रो अचम्मको देखिन्छौं। धार्मिकता, सत्यता र न्यायको निम्ति जाऊ अनि लडाइँ जित,
तिम्रो शक्तिशाली दाहिने पाखुरा अद्भूत कार्यहरू गर्नलाई दक्ष थियो।
- 5 तिम्रा काँडहरू तीखा छन्, तिम्रा शत्रुहरूका मुटुभित्रसम्म गाडिने छन्,
जसले गर्दा मानिसहरू तिप्रै सम्मुख भुईँमा लड्ने छन्।
- 6 हे परमेश्वर, तपाईंको सिंहासन सदा-सर्वदाको लागि रहनेछ।
धार्मिकता नै तपाईंको शाही राजदण्ड हो।
- 7 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ
र दुष्टतालाई घृणा गर्नुहुन्छ।
यसकारण परमेश्वर तपाईंलाई आफ्ना साथीहरूमाथि* राज गर्न चुन्नुहुन्छ।
- 8 तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्, धिउकुमारी र तेजपातले युक्त छ।

* 45:7: साथीहरू शूद्र भाषामा "तपाईंको साथीहरूको सदमा सुगन्धित तेलले तपाईंलाई अभिषेक गरिन्छ।" यो खास तेल राजाहरू पृजाहारी र अम्मवक्ताहरूको समर्पणको निम्ति मन्दिरमा राखिन्थ्यो।

- यहाँ देखि महल हस्तिहाडले सजिएको छ, जहाँबाट तपाईंलाई खुशी पार्न संगीत आउँछ।
 9 लोकन्तीहरू राजाहरूकै छोरीहरू हुन्।
 तपाईंको दुलही तपाईंको दाहिनेपट्टि, निखरु सुनको मुकुट लगाएर उभिरहेकी छिन्।
- 10 हे मेरी श्री, मेरा कुरा सुन।
 ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ।
 आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिसर्ग।
 11 यसकारण राजा तिम्रो सुन्दरतादेखि मक्ख पर्नेछन्।
- ऊ तिम्रो नयाँ लोभने हुनेछ।
 यसैले तिमीले उनको सम्मान गर।
- 12 टायर शहरबाट आएका सम्पन्न मानिसहरूले तिम्रो निम्ति उपहारहरू ल्याउनेछन्।
 यसकारण तिमीसँग तिनीहरू भेट गर्न सक्छन्।
- 13 राजकुमारी सुनको धागोले बुनेको पोशाकमा
 सजिएकी छिन्।
- 14 राजाकहाँ पुर्याउनलाई, बेहली आफ्ना सुन्दर पोशाकमा छिन्,
 उनका लोकन्तीहरू पछि पछि छन्।
- 15 तिनीहरू आनन्दको साथ आउँछन्।
 आनन्दले नै भरिएर तिनीहरू राजाको महलमा प्रवेश गर्छन्।
- 16 राजा, तपाईंका पुत्रहरूले तपाईंपछि राज गर्नेछन्।
 तपाईंले तिनीहरूलाई पृथ्वीभरि शासकहरू बनाउनु हुनेछ।
- 17 तपाईंको नाउँ सदाका लागि प्रसिद्ध बनाउनेछ।
 मानिसहरूले तपाईंको सदा-सर्वदा प्रशंसा गर्नेछन्।

46

प्रमुख संगीतकारलाई। अलामोतद्वारा* गाउने कोरह परिवारहरूको एउटा भजन।

- 1 परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ।
 संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।
- 2 यसैकारण भुईँचालो आए ता पनि
 पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौं।
- 3 हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ
 र पर्वतहरू थकिन्छन्।
- 4 त्यहाँ एउटा नदी छ जसको धाराले
 सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।
- 5 परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन।
 घाम उदाउनु अघिने परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
- 6 जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ।
 प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।
- 7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
 याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
- 8 परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर।
 उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर।
- 9 परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोकन सक्नु हुन्छ।
 उहाँले सिपाहीहरूका धनु भाँचन सक्नु हुन्छ,
 तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।
- 10 परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान!
 म जाति-जातिलाई परास्त गर्नु सक्छु,
 म संसारलाई अधीनमा राख्न सक्छु!”
- 11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
 याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

47

प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।

* 46: अलामोतद्वारा एक किसिमको भजन हो। यो वाद्य-बाजा पनि हुनसक्छ वा विशेष ताल वा स्केल पनि हुनसक्छ।

- 1 हे सारा मानिसहरू हो ताली बजाऊ।
परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ।
- 2 सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ।
सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।
- 3 अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो,
उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो।
- 4 परमेश्वरले हाम्रो निम्ति जग्गा रोजी दिनु भयो।
उहाँले त्यो अचम्मको जग्गा याकूबको निम्ति रोज्नु भयो जसलाई उहाँले मन पराउनु भएको थियो।
- 5 नरसिंह र तुरहीको आवाजमा,
जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ।
- 6 परमेश्वरको स्तुति-गान गर।
स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ।
- 7 परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ।
प्रशंसाको* गीतहरू गाऊ।
- 8 परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ
र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ।
- 9 सबै जाति-जातिका शासकहरू एकाकासित भेट गर्दछन्।
अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन्।
सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन।
परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ।

48

- कोरह परिवारहरूको उपासनाको भजन।
- 1 परमप्रभु महान् हुनुहुन्छ।
उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्।
 - 2 परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ!
यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ!
 - सियोन पर्वत परमेश्वरको साँचो पर्वत* हो,
यो महान् राजाको शहर हो।
 - 3 त्यस शहरको राजमहलमा,
परमेश्वरलाई किल्ला भनिन्छ।
 - 4 एक समय, केही राजाहरू आपस्तमा भेट गरे।
तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे।
तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए।
 - 5 तर त्यसपछि ती राजाहरू यो शहर देखेर छक्क परे।
तिनीहरू सबै भयगस्त भए अनि लम्पट परे!
 - 6 डरले ती राजाहरूलाई कस्सेर समात्यो।
ती राजाहरू डरले कामे।
 - 7 हे परमेश्वर तपाईंले शक्तिशाली पूर्वेली बतास चलाउनु भयो
अनि तिनीहरूका ढूल-ढूला जहाजहरू सबै भताभुङ्ग पारिदिनु भयो।
 - 8 हो, हामीले तपाईंको महान् शक्तिका कथाहरू सुनेका छौं।
तर यसलाई हामीले हाम्रो परमेश्वरको शहरमा पनि देख्यौं,
सर्वशक्तिमान् परमेश्वरको शहरलाई उहाँले अनन्त सम्मको लागि बलियो बनाउनु भयो!
 - 9 हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं।
 - 10 हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ,
मानिसहरूले तपाईंलाई पृथ्वीभरि प्रशंसा गर्दछन्।
तपाईं कति धार्मिक हुनुहुन्छ भनेर सबैलाई थाहा छ।
 - 11 हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ।
यह्दाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।
 - 12 सियोनको चारैतर्फ हिड्।
शहरमा हेर। त्यहाँका अग्ला महलहरू गन।
 - 13 अग्ला पर्खालहरू हेर,
सियोनका राजमहलहरूको प्रशंसा गर।
तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौं।
 - 14 यी परमेश्वर सदा-सर्वदाका लागि हाम्रा परमेश्वर हुनुहुन्छ।

* 47:7: प्रशंसाको मूल अर्थ "मस्किल" हुन्छ। तर "मस्किल" को ठीक माने स्पष्ट छैन। तथापि प्रशंसाको गीतलाई उपासनाको भजन भनेर मानिन्छ। वा कुशलतापूर्वक लेखिएको भजन भन्ने अर्थ लायछ। * 48:2: परमेश्वरको साँचो पर्वत अर्थात "सापोनको चुचुरा" हो। कनानीहरूका कथाहरूमा, पर्वत सापोन जहाँ देवताहरू बस्दथे।

उहाँले हामीलाई सधैं पथ-प्रदर्शन गर्नु हुनेछ।

49

प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।

1 तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन।

पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।

२ प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुनुनै पर्छ।

3 म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु।

मेरो विचारले तिमीहरूलाई बुझ्न सहायता गर्नेछ।

4 मैले स्वयंले ती कथाहरू सुनें

अनि अब मेरो वीणासँग गाउने छु अनि त्यो संदेश तपाईंलाई प्रकट गर्ने छु।

5 कष्ट आउँछ भनेर म किन डराउनु?

यदि दुष्ट मानिसहरूले वरिपरि घेरि मलाई पासोमा पार्ने कोशिश गर्छन् भने पनि म डराउने आवश्यकता छैन।

6 कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ।

तर ती मानिसहरू मूर्खहरू हुन्।

7 कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन,

अनि तिमीले परमेश्वरलाई घृस* दिन सक्तैनौं।

8 कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन

जसद्वारा उसले आफ्नो जीवन किन्न सकोस्।

9 कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन

जसद्वारा उसले अनन्त बाँच्ने अधिकार किन्न सकोस्,

अनि आफ्नो जीवन चिहानमा सड्न देखि बचाउन सकोस्।

10 हेर, ज्ञानी पुरुषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरी† मर्छन्।

तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।

11 चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ।

तिनीहरू जस्तिनै जग्गा-जमीनका मालिक हुन् त्यसले कुनै फरक पर्दैन!

12 मानिसहरू सम्पन्न हुन सक्लान्, तर तिनीहरू यहाँ सधैंका लागि बाँच्न सक्तैनन्।

तिनीहरू पशुहरू जस्तै मरेर जानेछन्।

13 ती मूर्खहरूसँग त्यही घटना हुनेछ

जो आफ्ना सम्पत्तिसँग खुशी हुन्छन्।

14 ती मानिसहरू खाली भेंडा जस्तै हुन्।

चिहान नै तिनीहरूको खोर हो।

मृत्यु तिनीहरूको गोठाला हुनेछैन।

त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्।

जति बेला ती धर्मी मानिसहरूका शरिरहरू विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन्।

15 तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ,

उहाँले मलाई पातालको शक्तिबाट बचाउनु हुनेछ जब उहाँले मलाई आफूसितै लैजानु हुने छ!

16 तिनीहरू धनी छन् भनेर मानिसहरूसित नडराऊ।

तिनीहरूका सुन्दर घरहरू छन् भनी नडराऊ।

17 ती मानिसहरू मेरेर गएपछि आफूसँग केही पनि लौंदिनन्।

तिनीहरूले ती कुनै पनि सुन्दर चीजहरू लगेर जाने होइनन्।

18 एकजना धनी मानिसले आफ्नो जीवनमा कति राम्रो काम गरे भनेर आफूलाई नै बधाइ दिन सक्छ।

अनि हो, अरू मानिसहरूले पनि उसले राम्रो काम गर्यो भनेर उसको प्रशंसा गर्न सक्छन्।

19 तर उसको मरणको समय आउनेछ अनि आफ्नो पिता-पुर्खाहरूकहाँ जान्छ,

अनि उसले कहिल्यै पनि दिनको उज्यालो देख्ने छैन।

20 मानिसहरू सम्पन्न हुन सक्लान् अनि अझै बुझ्दैनन्

तिनीहरू पशुहरू जस्तै मर्ने छन्।

50

आसापको भजन।

1 परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो।

सूर्योदयदेखि र सूर्यास्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो।

2 सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।

3 हाम्रो परमेश्वर आउनु हुँदैछ। अनि उहाँ चुपचाप बस्नु हुने छैन।

उहाँको अधि आगो बल्छ।

* 49:7: घृस यहाँ परमप्रभुलाई चढाउने बलि हो जसद्वारा दोषीलाई उहाँले क्षमा गर्नु हुनेछ।

† 49:10: अट्टेरी अथवा "फटाह मानिसहरू" अथवा "शङ्करू"।

- उहाँको वरिपरि ठूलो आँधी छ।
 4 जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ।
 5 परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ, मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।”
 6 परमेश्वर न्यायी हुनुहुन्छ र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ।
 7 परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन! इस्राएल का मानिसहरू हो, म तिमीहरूलाई तिमीहरूकै विरुद्धमा साक्षी प्रकट गर्ने छु म परमेश्वर हुँ, तिमीहरूकै परमेश्वर।
 8 मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन। तिमी इस्राएल का मानिसहरूले सधैं नै होमबलिहरू चढायौ। प्रत्येक दिन ती बलिहरू मलाई चढायौ।
 9 म तिमी घरबाट साँढेहरू लिने छैन म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन।
 10 मलाई ती पशुहरूको आवश्यकता छैन।
 मसँग पहिल्यैबाट जङ्गलमा पशुहरू छन्।
 हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्।
 11 उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु।
 प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मरै हुन।
 12 म भोको छैन तर यदि म भोको हुँदा हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन। पहिल्यैबाटै यो संसार र यसका प्रत्येक चीजहरू मेरो आफ्नै हुन।
 13 म साँढेहरूको मासु र बाख्राहरूका दूध खान्छु।”
 14 यसैले अरुहरूसँग बाँड्नुहुँदा गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ। तिमीहरूले उच्चतम परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।
 15 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”
 16 परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ,
 “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौं।
 तिमीहरूले मेरो करारको बारेमा कुरा गर्नु।
 17 यसकारण यसलाई किन उपेक्षा गर्छौं जब कि म तिमीहरूलाई सुधार्न खोज्छु?
 किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौं?
 18 तिमीहरूले चोरलाई भेट्छौ र त्यो सित मिल्न दौडन्छौ।
 तिमीहरू व्यभिचारीहरूसँग सुल्छौ।
 19 तिमीहरूले अनुचित र झटो कुराहरू गर्छौं।
 20 तिमीहरूले लगातार आफ्ना दाज्य भाईहरूको विषयमा आलोचना गर्छौं, अनि दोष लगाइरहेका छौ।
 21 यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें, यसैले तिमीहरूले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ।
 हेर! धेरै बेर म चुपचाप बसे छैन!
 म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।
 22 तिमीहरूले परमेश्वरलाई भुलेर गयो,
 यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर।
 यदि त्यस्तो भयो भने,
 कसैले पनि तिमीहरूलाई बचाउन सक्ने छैन!
 23 यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ,
 तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।”

51

प्रमुख संगीतकारलाई: बतशेबा गए पछि जब अगमवक्ता नातान तिनीकहाँ आएपछि दाऊदको एउटा भजन।

1 हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्,

किनभने तपाईंको दायाल कृपादृष्टिले,

तपाईंको महान अनुग्रहले

मेरा सारा पापहरू मेटाई दिनुहोस्।

- 2 परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस।
मेरा पापहरू धोइ-पखाली दिनुहोस, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस!
- 3 म जान्दछु मैले पाप गरें।
म सधै ती पापहरू देख्दछु।
- 4 हे परमेश्वर, जून तपाईंले गलती भन्नुभयो मैले त्यही कुरा गरें।
परमेश्वर, तपाईंको विरुद्धमा मात्र मैले पाप गरें
म ती गलतीहरू स्वीकार गर्दछु,
ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँचो हुनुहुन्छ।
तपाईंको निर्णयहरू निष्कपट छन्।
- 5 पापमा नै मेरी आमा मलाई गर्भधारण गरिन्
अनि म पापमा नै जन्मेको थिएँ।
- 6 हे परमेश्वर, तपाईंले मलाई साँचो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ,
यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस।
- 7 विधिपूर्वक हिसप झारले* मस्कार मलाई शुद्ध पार्नुहोस।
जबसम्म म हिउँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस।
- 8 मलाई खुशी पार्नुहोस। बताउनुहोस फेरि खुशी कसरी हुनु।
तपाईंले धूलो-पिटो पार्नु भएको हठीहरू फेरि आनन्दले नाचोस।
- 9 मेरो पापहरू तपाईं नहेर्नु होस!
ती सबै मेटी दिनुहोस!
- 10 हे परमेश्वर, शुद्ध हृदय मभित्र सजना गरिदिनु होस!
मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस।
- 11 मलाई नठेल्लु होस।
अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस!
- 12 तपाईंको सहयोगले मलाई खुशी पार्दछ!
मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस।
मेरो आत्मा बलियो पारी दिनुहोस र तपाईंको आज्ञा पालन गर्न तयार होस।
- 13 म पापीहरूलाई तपाईंको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु
अनि तिनीहरू फर्केर तपाईं कहाँ आउने छन्।
- 14 हे परमेश्वर, मृत्यु दण्ड देखि मलाई बचाउनु होस।
तपाईंको धार्मिकताको विषयमा,
मलाई गीत गाउन दिनुहोस।
15 हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु।
- 16 तपाईं वास्तवमा बलिहरू चाहनु हुन्न,
यसकारण मैले किन बलिहरू चढाउनु।
- 17 जून बलि परमेश्वरले चाहनु हुन्छ त्यो विनम्र आत्मा हो।
हे परमेश्वर, जो-जो विनम्र अनि समर्पित हृदय लिएर आउँदछन्, तपाईं उनीहरू देखि मुख फर्काउनु हुन्न!
- 18 हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस।
यरूशलेमको पर्खालहरू पुर्ननिर्माण गर्नुहोस।
- 19 तब तपाईंले धार्मिकताको बलिदान,
र होमबलिहरूको आनन्द लिन सक्नु हुन्छ।
अनि मानिसहरूले फेरि साँदहरू तपाईंको वेदीमा चढाउने छन्।

52

प्रमुख संगीतकारलाई: जब एदोमी दोगेग शाऊल कहाँ गए र उनलाई भने, “दाऊद अहिमेलेको घरमा छ।” “दाऊदको मस्किल भन्ने भजन।”

- 1 हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौ?
तिमी परमेश्वरको नजरमा अपमानित मानिस हो।
- 2 तिमीले सधै मुख योजनाहरू तयार पाछो अनि तिमी जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ।
तिमीले सधै झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्यौ।
- 3 तिमीले असलभन्दा दुष्टलाई नै मन पराउँछौ।
तिमी सत्य बोल्नु भन्दा झूटो बोल्नु नै मन पराउँछौ।
- 4 तिमी र तिमी झूटो बोल्ने जिब्रोले मानिसहरूलाई कष्ट दिन मन पराउँछन्।
- 5 यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ!
उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिमी धरबाट* धकेल्दै तान्नु हुनेछ, जसरी मानिसहरूले उद्दिष्टलाई जमीनबाट जैसँग तानेर निकाल्दछ।
- 6 धर्मात्माहरूले यो देखेछन् र परमेश्वरको डर मान्ने छन्।
परमेश्वरको आदर गर्नेछन्।

* 51:7: हिसप झार एक प्रकारको सुगन्धित उद्दिष्ट। शुद्धिकरण वा चोख्खाउने काममा प्रयोग गर्ने सुगन्ध भएको तितेपाती जस्तै झार।
परमेश्वर तर्फ कवित्वात्मक भनाई हो परमप्रभुले सदा तिमीलाई ध्वंस पार्नु हुनेछ भनेर।

* 52:5: घरबाट यहाँ घरको माने “शरीर” हो। यो

तिनीहरू तिमीमाथि हौंसे छन् र भन्नेछन्।

7 “हेर, परमेश्वरमाथि जो भर पर्देन त्यस मानिसको गति कस्तो हुन्छ।
उसले सोच्यो कि सम्पत्ति र झटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”

8 तर म परमेश्वरको मन्दिरमा उभिने हरियो धूपीको रूख जस्तै हुँ।
म सदा-सर्वदा परमेश्वरको सेहपूर्ण कर्णामा भरोसा गर्नेछु।

9 हे परमेश्वर, जुन कामहरू तपाईंले गर्नुभयो म ती कुराहरूको सदासर्वदा स्तुति गर्नेछु।
म भक्तजनहरूका समक्ष तपाईंको नाउँ लिनेछु किनभने यो अति राम्रो छ!

53

प्रमुख संगीतकारलाई: महलथ भन्ने रागमा दाऊदको मस्किल नामक भजन।

1 केवल मूर्खहरूले मात्र परमेश्वर छैन भनेर सोचदछन्।

त्यस्ता मानिसहरू भ्रष्ट, दुष्ट, धूर्त हुन्छन्,

अनि तिनीहरूले कहिल्यै राम्रो काम गर्दैनन्।

2 त्यहाँ सौँचै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ।

परमेश्वरले ज्ञानी पुरुषहरूलाई खोजिरहनु भएको छ,

जसले परमेश्वरलाई नै खोजिरहेछन्!

3 तर प्रत्येक जन परमेश्वर देखि विमुख भएका छन्।

प्रत्येक मानिस कपटी छन्।

कसैले पनि राम्रो काम गर्दैन।

एकजना पनि राम्रो काम गर्ने मानिस छैन!

4 परमेश्वर भन्छन्, “निःसन्देह ती दुष्ट मानिसहरूले सत्य जान्दछन्।

तिनीहरूले मलाई प्रार्थना गर्दैनन्।

दुष्ट मानिसहरू मेरो भक्तजनहरूलाई ध्वंस पार्न उनीहरूको खाना खान जतिकै तयार छन्।”

5 तर ती दुष्ट मानिसहरू भयग्रस्त हुनेछन्

त्यस्तो पहिले किहल्यै भएका-थिएनन्! ती पापीहरू इस्राएल का शत्रुहरू हुन्।

परमेश्वरले त्यस्ता पापीहरूलाई रद्द गर्नु भएको छ।

यसैले परमेश्वरका मानिसहरूले तिनीहरूलाई परास्त पार्नेछन्,

अनि परमेश्वरले तिनीहरूको हाडहरू छिन्न-भिन्न पारिदिनु हुनेछ।

6 म इच्छा गर्छु परमेश्वरले सियोन पर्वतमाथि

इस्राएल को निम्ति विजय ल्याउनु हुनेछ।

त्यही बेला परमेश्वरले आफ्ना भक्तजनहरूलाई निर्वासनबाट फर्काई ल्याउनु हुनेछ।

याकुब प्रफुल्लित हुनेछ।

इस्राएल आनन्दले ओतप्रोत हुनेछ।

54

प्रमुख संगीतकारलाई: वाघ वादन सहित-जति वेला सेफिद आयो अनि शाऊललाई भन्यो, “दाऊद हाम्रा मानिसहरूका वीचमा लुकिरहेको छ।”
दाऊदको मस्किल नाउँको भजन।

1 हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्।

मलाई स्वतन्त्र* पार्नलाई तपाईंको शक्ति प्रयोग गर्नुहोस्।

2 हे परमेश्वर, मेरो प्रार्थना सुनी दिनुहोस्।

मैले भनेका कुराहरूमा ध्यान दिनुहोस्।

3 विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरुद्ध उठिरहेछन्।

ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्।

4 हेर, मेरो परमेश्वरले मलाई बचाउनु हुनेछ।

मेरो स्वामीले मलाई साथ दिनुहुनेछ।

5 जो मेरो विरुद्धमा उभिन्छन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ।

परमेश्वर मप्रति साँचो हनुहुन्छ, अनि उहाँले ती मानिसहरूलाई नाश गर्नुहुनेछ।

6 परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटाई चढाइरहेछ।

हे परमप्रभु, म तपाईंको शुभनाउँको स्तुति गर्नेछु।

7 किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउनु भयो।

मैले आफ्ना शत्रुहरू परास्त भइरहेको देखे।

* 54:1: स्वतन्त्र मूल अर्थ, “परमप्रभु, परमेश्वर मलाई तपाईंको नाउँसँग बचाउनु होस्। तपाईंको शक्तिले मलाई न्याय गर्नुहोस्।”

55

प्रमुख संगीतकारलाई: वाघ वादन सहित। दाऊदको मस्किल भन्ने भजन।

- 1 हे परमेश्वर, मेरो प्रार्थना सन्नुहोस्।
कृपया मेरो प्रार्थनालाई अनुग्रहको निम्ति अवहेलना नगरीदिनु होस्।
- 2 परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस्,
मलाई तपाईं प्रति बोल्न दिनुहोस् अनि मभित्रका पीडा र व्यथा, सुनिदिनुहोस्।
- 3 मेरो शत्रुहरूले मप्रति अनुचित कार्यहरू गरे।
त्यो दुष्ट मानिसले मसित चिच्यायो।
- मेरो शत्रुहरू क्रोधित थिए र मलाई आक्रमण गरे।
तिनीहरूले मलाई सम्पूर्ण प्रकारले तहस-नहस गर्ने विघ्न-वाधाहरू सृष्टि गरे।
- 4 मेरो हृदय भित्रभित्रै जोडले धडकिरहेको छ।
मलाई मृत्युसित डर लाग्यो।
- 5 म डरले गर्दा र थर-थर कामी रहेकोछु,
म ती विघ्न-वाधाहरूको त्फानबाट भाग्न चाहन्छु।
- 6 ओ हो! ढुकुरको जस्तो पंखेटाहरू भए म उडने थिएँ!
अनि विश्राम गर्ने ठाउँ खोज्ने थिएँ।
7 म धेरै टाढा, एकदम टाढा निर्जन ठाउँमा जाने थिएँ।

- 8 म भागेर बाँच्ने थिएँ।
म दुःखको त्फानबाट भाग्ने थिएँ।
- 9 मेरो स्वामी, तिनीहरूका झूटो कुराहरू बन्द गर्नुहोस्।
मैले यस शहरमा उपद्रो र झगडाहरू देखे।
- 10 प्रत्येक रात-दिन, हरेक छिमेकीपनमा, यो शहर
अपराध र बबरताले भरिपूर्ण भयो।
- 11 त्यहाँका गल्लीहरूमा अधिक भन्दा अधिक अपराधहरू भए।
मानिसहरूले चारैतिर झूटा बोलेर ठगिरहेका थिए।
- 12 यदि यो शत्रु भएको भएता,
म हेलौं गरेको पनि सहन सक्थेँ।
यदि यो मेरो शत्रु भएता
म उनीहरूको आक्रमणदेखि लुकन सक्थेँ।
- 13 तर तिमी नै एक हो, मेरो साथी मेरो सहकर्मी।
मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्।
- 14 हामी आफसमा आफ्ना गुण कुराहरूको सहभागी हुने गर्दथ्यौं,
अनि हामी सँगै भीड-भाडमा छिर्दै, छिर्दै परमेश्वरको मन्दिरमा जाने गर्दथ्यौं।

- 15 मेरो शत्रुहरूलाई मृत्युले अचानक लैजावोस्!
म कामना गर्दछु कि पृथ्वीको मुख खुलियोस् र तिनीहरूलाई जिउँदै निली दिओस्।
किनभने तिनीहरूले परस्परमा त्यस्तो डरालागदो योजनाहरू बनाइरहेछन्।
- 16 म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु,
अनि परमप्रभुले मलाई जवाफ दिनु हुनेछ।
- 17 म परमेश्वरसँग बिहान, दिउसो र बेलुकी कुरा गर्दछु।
मेरो अस्तव्यस्त उहाँलाई बताउँछु।
अनि उहाँले मेरो कुरा सन्नु हुन्छ।
- 18 मैले धेरै युद्धहरू लडी सकेको छु।
तर परमेश्वरले मलाई सधैं बचाउनु भएको छ साथै सकुशल फर्काउनु भएको छ।
- 19 परमेश्वरले मेरा कुरा सन्नु हुनेछ।
सदा-सर्वदा रहने राजाले मलाई साथ दिनुहुनेछ।

- मेरा शत्रुहरूले आफ्नो जीवन शैली सुधार्ने छैनन्।
तिनीहरू डराउँदैनन् र परमेश्वरलाई आदर गर्दैनन्।
- 20 मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्।
तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्।
 - 21 मेरा शत्रुहरू वास्तवमा चिप्लो थपेहरू हुन्,
तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्।
- तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ,
तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्।

- 22 तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ
अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ।

परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न।

- 23 हे परमेश्वर तपाईंको करार अनुसार,
ती झूटीहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ,
मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।

56

प्रमुख संगीतकारलाई: “सुदूर ओकूमा हुकुर” भन्ने धुन्मा। जब गाथमा उहाँलाई पत्तिशतीहरूले पकँदा। दाऊदको मिकृताम भन्ने भजन।

- 1 हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे, यसैले मप्रति तपाईंको कृपादान रहोस्।
तिनीहरूले लगातार मेरो खेदो गरेर मसँग लडाइँ गरे।
- 2 मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे।
त्यहाँ अनगन्ति लडाकूहरू छन्।
- 3 जब म भयग्रस्त हुन्छु,
तब तपाईंमाथि भरोसा राख्दछु।
- 4 म परमेश्वरमा भरोसा गर्छु, यसैले म भयभित हुन्न यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन।
उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।
- 5 मेरा शत्रुहरूले सधैं मेरा कुराहरूको उल्टो अर्थ लाउछन्।
तिनीहरूले सधैं मेरो विरुद्ध योजनाहरू तयार गर्दछन्।
- 6 तिनीहरू सधैं लुक्छन्
अनि जसरी पनि मलाई मार्न मौका, हेर्दै, मेरो प्रत्येक चहल-पहल हेर्दछन्।
- 7 हे परमेश्वर, तिनीहरूलाई टाढा पठाई दिनुहोस्।
किनभने तिनीहरूले नराम्रो अधर्म कामहरू गरेका छन्।
तिनीहरूलाई विदेशी जातिहरूको क्रोधमा तडपाउनु टाढा पठाइदिनुहोस्।
- 8 तपाईं जान्नुहुन्छ म कति डराएको छु।
तपाईं जान्नुहुन्छ मैले कति विलाप गरे।
निःसन्देह तपाईंले मेरो सम्पूर्ण आँसुको हिसाब राख्नु भएको होला।
- 9 यसैले, मेरो शत्रुहरूलाई प्ररास्त गरिदिनेस्।
जब म तपाईंलाई सहयोगको निम्ति गृहार गर्छु म जान्दछु तपाईं त्यसो गर्न सक्नुहुन्छ कारण तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ!
- 10 म परमेश्वरको वचनलाई प्रशंसा गर्छु।
म परमप्रभुको प्रशंसा गर्छु जसले उहाँको वचन म प्रति राख्नुभयो।
- 11 म परमेश्वरमा भरोसा गर्छु,
यसैकारण मानिसहरूले मलाई के गर्न सक्लान् भनी मैले डर मान्नु पर्दैन।
- 12 हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु।
अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु।
म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।
- 13 किनभने तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउनु भयो।
तपाईंले मलाई परास्त हुन देखि जोगाउनु भयो।
यसैले म उज्यालोमा परमेश्वरलाई उपासना गर्नेछु, त्यो खाली जिउँदो मानिसहरूले मात्र देख्नसक्छन्।

57

प्रमुख संगीतकारलाई: “ध्वंश नगर” भन्ने रागमा। जुन समय दाऊद ओडारमा शाऊलबाट भागे। दाऊदको मित्क भन्ने भजन।

- 1 हे परमेश्वर, मप्रति कृपालु हुनु होस्।
दयावान हुनुहोस् किनभने म तपाईंको शरणमा आएकोछु।
जबसम्म कष्ट हराउँदैन,
म तपाईंको संरक्षणमा छु।
- 2 म सर्वोच्च परमेश्वरलाई उहाँको सहयोगको निम्ति प्रार्थना गर्दछु
अनि परमेश्वरले पूर्णतः मेरो हेरचाह गर्नुहुन्छ।
- 3 स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ
र बचाउनु हुन्छ।
उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ।
परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करुणा प्रकट गर्नुहुनेछ।
- 4 मेरो प्राण विपदमा छ।
मेरा शत्रुहरू चारैतिर छन्।
तिनीहरू तीखा भालाहरू र कौडाहरू जस्ता दाँत
अनि तरवार जस्तो धारिलो जिन्नो लिएर
मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्।

- 5 परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहुन्छ।
तपाईंको महिमा पृथ्वी ढाकिएर फेलिन्छ।
- 6 मेरा शत्रुहरूले मलाई
पासोमा पार्न चेष्टा गरिरहेका थिए।
तिनीहरूले मलाई
फन्दामा पार्न चेष्टा गरिरहेका छन्।
- 7 हे परमेश्वर, म तपाईंमा भरोसा राख्छु, जे हुन्छ त्यसको निम्ति म तयार छु।
म गाउनेछु अनि तपाईंको प्रशंसाको निम्ति बाजा बजाउँछु।
- 8 हे मेरो प्राण जाग!
वीणा र सितार घन्काएर संगीत प्रारम्भ गर!
प्रभात फेरि लगाऊ।
- 9 हे मेरा स्वामी, म सबैको अघि तपाईंको प्रशंसा गर्छु।
प्रत्येक जाति समक्ष तपाईंको विषयमा म स्तुति-गान गर्छु।
- 10 तपाईंको श्रेष्ठपूर्ण करुणा
आकाश माथि-माथि भएको बादलहरूको उचाई भन्दा उच्च छ।
- 11 हे परमेश्वर तपाईं स्वर्गभन्दा पनि सबैभन्दा उच्च हुनुहोस्।
उहाँको महिमाले सारा पृथ्वीलाई ढाक्नदेऊ।

58

- प्रमुख संगीतकारलाई: “ध्वंश नगर” रागमा। दाऊदको मित्तम् भन्ने भजन।
- 1 हे न्यायकर्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौं।
तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौं।
- 2 होइन, तिमीहरू दुष्टयौंई कामहरू गर्नलाई मात्र सोचदछौं।
तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौं।
- 3 ती दुष्टहरूले जन्मने बित्तिकै गल्ती कार्यहरू गर्न जान्दछ।
तिनीहरू जन्मैदेखि झटो बोल्न थाल्दछन्।
- 4 तिनीहरूको क्रोध सर्पको विष* जस्तै डरलाग्दो छ।
सँबि सर्प जस्तै तिनीहरूले सन् सन् सन् अनि तिनीहरूले सत्य कुरा सन् अस्वीकार गर्छन्।
- 5 साबै सर्पले सम्मोहन गर्ने गीतहरू सन् सन् सन्।
अनि ती पापीहरू त्यस्तै प्रकारले दुष्ट योजनाहरू तयार गरिरहेका हुन्छन्।
- 6 हे परमप्रभु, ती मानिसहरू सिंहहरू जस्ता हुन्छन्
यसैले परमप्रभु, तिनीहरूका दाँतहरू भौँची दिनुहोस्।
- 7 तिनीहरू नालीका पानी जस्तै सुकेर बिलाउँदै जाऊन्।
तिनीहरू बाटोमा कुल्चिइने जंगली झारहरू झैँ होऊन्।
- 8 तिनीहरू घर्षदा-घर्षदै बिलाई जाने चिप्ले कीरा जस्तै होऊन्।
तिनीहरूले जन्मनु अघि नै मेरोको शिशु जस्तो कहिल्यै दिनको उज्यालो देखे नपाऊन्।
- 9 तिनीहरू तातो भौँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू
जस्तै चाँडो भन्दा चाँडो विनाश होऊन्।
- 10 जब दुष्ट मानिसले सजाय पाएको देख्छ
तब धार्मिक मानिस खुशी हुन्छ।
- उ सबै शत्रुहरूलाई परास्त गर्ने
सिपाही जस्तो हुनेछ।
- 11 तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन्,
परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो।”

59

- प्रमुख संगीतकारलाई: “नष्ट नगर” भन्ने रागमा। जब शाऊलले दाऊदको चियो गरेर मार्न मानिसहरू पठाए। यो दाऊदको मित्तम् भन्ने भजन।
- 1 हे परमेश्वर, मेरा शत्रुहरूबाट बचाउनु होस्।
मेरो विरुद्धमा लडाईं गर्न आउनेहरूलाई परास्त गर्न मलाई सहायता दिनुहोस्।
- 2 मलाई ती दुष्ट कार्य गर्नेहरूबाट बचाउनु होस्।
मलाई ती हत्याराहरूबाट बचाउनु होस्।
- 3 हेर, बलिया मानिसहरूले मलाई परखीरहेका छन्।
तिनीहरू मलाई मार्न पछिरहेका छन्।
यद्यपि मैले कुनै पाप र अपराध गरेको छैन।

* 58:4: तिनीहरूको ... विष यो शब्द हिब्रूमा प्रचलन छ। “क्रोधको” पर्यायवाची रूप नै “विष” हो।

- 4 मैले कुनै गलती काम गरिन, तर तिनीहरू मलाई मारि यहाँ (मकहाँ) आईरहेका छन्।
हे परमप्रभु, तपाईं स्वयं आएर हेर्नुहोस्!
- 5 तपाईं सर्वशक्तिमान परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वर हुनुहुन्छ!
उठ्नुहोस् र तिनीहरूलाई दण्ड दिनुहोस्।
ती दुष्ट अपराधीमाथि कुनै प्रकारको दया नदेखाउनु होस्।
- 6 ती पापीहरू कुकुर जस्ता
सौँझि पिच्छे भुकदै शहरभित्र आउँदछन्,
अनि झ्वार-झ्वार र डुर-डुर गर्दै शहरभित्र घुम्छन्।
- 7 तिनीहरूका निन्दा र धम्की सन्तु होस्।
तिनीहरूले निष्ठुरी कुराहरू गर्दछन्,
तिनीहरूको कुरा कसले सुन्छ त्यो पर्वाह गर्दैन।
- 8 हे परमप्रभु, तिनीहरूलाई उपहास गर्नुहोस्।
ती सबैलाई एक तमाशा बनाई दिनुहोस्।
- 9 म तपाईंको स्तुति-गान गर्नेछु।
हे परमेश्वर, तपाईं नै मेरो उच्च पर्वतहरूमा पनि आश्रय हुनुहुन्छ।
- 10 परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, अनि उहाँले मलाई जिन्न साथ दिनुहुन्छ।
उहाँले मेरो शत्रुहरू परास्त गर्नलाई सघाउनु हुन्छ।
- 11 हे परमेश्वर, तिनीहरूलाई नमान्नुहोस् नत्र मानिसहरूले भूलन सक्छन्।
मेरो स्वामी, मेरो रक्षक तपाईंको सामर्थ्यले तिनीहरूलाई परास्त पार्नु होस् अनि तितर-बितर पार्नु होस्।
- 12 ती दुष्टहरू सराफ्छन् र झटो बोल्छन्।
तिनीहरूले भनेको कुरामा दण्ड दिनुहोस्,
तिनीहरूलाई आफ्नै फुटानीले पाशोमा फँसाओस्।
- 13 तपाईंको क्रोधले तिनीहरूलाई खरानीमा परिणत गरिदिनु होस्।
तिनीहरूलाई पुरै नष्ट गर्नुहोस्।
तब संसार भरिका मानिसहरूले बुझ्ने छन्
परमेश्वरले इस्राएल मा राज्य गर्नुहुन्छ!
- 14 ती धूर्त पुरुषहरू कुकुरहरू जस्तै छन्,
झ्वार-झ्वार र डुर-डुर गर्ने कुकुरहरू जस्तै भुकदै शहरभित्र पसेछन्।
- 15 तिनीहरूले खाने-कुरा खोज्छन्
तर तिनीहरूले न खानेकुरा न त सुत्ने ठाउँ नै पाउँछन्।
- 16 तर बिहान पख म तपाईंको स्तुति-गान गाउनेछु
म तपाईंको प्रेममा आनन्दित हुनेछु।
किनभने अग्लो पर्वतहरू झैं तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
अनि जब ममाथि संकट आई पर्छ म तपाईंकहाँ दौडेर आउँदछु।
- 17 म मेरो गीत तपाईंको प्रशंसाको लागि गाउनेछु।
किनभने तपाईं मेरो सुरक्षाको अग्लो पर्वत हुनुहुन्छ।
तपाईं परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ।

60

प्रमुख संगीतकारलाई: “करारको लिली” को रागमा। त्यो त्यस बेलाको गीत हो जब दाऊद अराम नेहेयाम र अराम जोबह सँग लडे अनि योआबले सल्ट 12,000 टाबीम सिपाहीहरूलाई परास्त गरेर फर्केर आए। दाऊदको मित्कम* भन्ने भजन।

- 1 हे परमेश्वर, तपाईं हामीसित क्रोधित हुनुहुन्थ्यो।
तपाईंले हामीलाई त्याग्नु भयो र ध्वंस पार्नु भयो।
दया गरेर हामीलाई पुनः त्यस्तै राम्रो बनाई दिनुहोस्।
- 2 तपाईंले यस पृथ्वीलाई थर्काउनुभएको छ।
तपाईंले त्यसलाई फटाउनुभएको छ।
दया गरी यसलाई जोड्नु होस्।
- 3 तपाईंले आफ्नो मानिसहरूलाई धेरै दुःख-कष्टहरू दिनुभएको छ।
हामी धर्मरिन्दै लड्दै हिंड्ने रक्थ्याहा(जँड्याहा) मानिसहरू हौं।
- 4 जसले तपाईंको उपासना गर्छन् उसैलाई चेताउनी दिनुभयो।
अब तिनीहरू आफैले आफ्ना शत्रुहरूबाट बचाउन सक्छन्।
- 5 तपाईंको महान् शक्ति चलाएर हामीलाई बचाउनु होस्।
मेरो प्रार्थनाको जवाफ दिनुहोस् अनि तपाईंले माया गर्ने मानिसहरूलाई बचाउनु होस्।

* 60:: मित्काम सायद यसको अर्थ “सुसज्जित गीत।” हुन सक्छ यो गीत, दाऊदले लेखेको अथवा उहाँमा समर्पण गरिएको।

- 6 परमेश्वर आफ्नो मन्दिरमा बोल्नु भयो,
“यसकारण म धेरै नै खुशी छु।
म यो भूमि आफ्ना मानिसहरू मझ बाँड्दछु।
म तिमीहरूलाई शेकेम दिनेछु,
म तिमीहरूलाई सुक्कोत उपत्यका दिनेछु।
- 7 गिलाद र मनश्शे मेरो हुनेछ,
एरैम मेरो शिरञ्चागा हुनेछ
यहदा मेरो राजदण्ड हुनेछ।
- 8 मोआब मेरो खुट्टा धुने बाटा हुनेछ।
एदोम मेरो जुताहरू बोक्ने दास हुनेछ
म पलिस्तीका मानिसहरूलाई परास्त गर्ने छु अनि विजयको स्वर कराउनेछु।”
- 9-10 तर परमेश्वर, तपाईंले हामीलाई त्याग्न भयो!
तपाईं हाम्रो सेनासँग जानु भएन!
यसैले यस्तो बलियो र सुरक्षित शहरमा कसले मेरो अगुवाई गर्ला?
कसले मलाई एदोमसँग लडाईं गर्नलाई बाटो देखाउला?
- 11 हे परमेश्वर, हाम्रा शत्रुलाई हराउन हामीलाई सहयोग गर्नुहोस्।
पृथ्वीका मानिसहरूले हामीहरूलाई सहयोग गर्न सक्नेनन्।
- 12 परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ।
अनि परमेश्वरले मात्र हाम्रो शत्रुहरूलाई हराउन सक्नु हुन्छ।

61

- प्रमुख संगीतकारलाई: तार वाध्यसँग दाऊदको भजन।
- 1 हे परमेश्वर, मैले गरेको प्रार्थना सुन्नुहोस्।
मेरो प्रार्थना सुनी दिनुहोस्।
- 2 म जहाँ भए तापनि,
जस्तो कमजोर भए तापनि,
तपाईंको सहयोग मान्नुलाई पकारा गर्ने छु।
मलाई धेरै माथि सुरक्षित ठाउँमा लैजानुहोस्।
- 3 तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउने बलियो धरहरा हुनुहुन्छ।
- 4 म तपाईंको पालमा सदा सर्वदा रहन चाहन्छु।
म तपाईंको शरणमा लुक्न चाहन्छु।
- 5 हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ,
तर प्रत्येक कुरा तपाईंका भक्तजनहरूले पाउने तपाईंबाट नै आउँदछन्।
- 6 राजालाई दीर्घायु दिनुहोस्।
ऊ अनन्त सम्म बाँचोस्!
- 7 उनी परमेश्वर सँगै सदा-सर्वदा रहन्।
तपाईंको स्नेहपूर्ण करुणाले उहाँलाई बचाउनु होस्।
- 8 अनि म तपाईंको नाउको गुणगान सधैभरी गर्नेछु।
प्रत्येक दिन, मैले वाचा गरेका कुराहरू मात्र गर्ने छु।

62

- प्रमुख संगीतकारलाई: यदूनको निम्ति दाऊदको भजन।
- 1 मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पछिन्छ।
मेरो उद्धार उहाँबाट मात्रै आउँदछ।
- 2 मसँग धेरैजना शत्रुहरू हुन सक्छन्, तर परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ।
परमेश्वर अग्लो पर्वतमा मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
कुनै ठूलो सैनिकले पनि मलाई परास्त गर्न सक्नेन।
- 3 कहिले सम्म तिमीले मलाई आक्रमण गर्नेछौ?
म ढल्की सकेको भिन्ता जस्तो छु,
ढल्न तयार भएको बार हुँ।
- 4 मेरो प्रतिष्ठित ओहोदा हुँदा हुँदै पनि,
ती मानिसहरू मलाई नष्ट पार्ने योजनाहरू बनाउँछन्।
मेरो विषयमा झटो कुराहरू गर्दा उनीहरू खुशी हुँदछन्।

† 60:7: शिरञ्ज शिर सुरक्षा गर्ने घातको बलियो टोपी।

‡ 60:7: राजदण्ड खास किसिमको लठी राजा अनि अगुवाहरूले बोलेर आफूलाई शासक हुँ भनेर दर्शाउने।

जनसमूहमा, तिनीहरूले मेरो विषयमा राम्रो कुराहरू गर्दछन्
तर गुप्त रूपमा भने मलाई सरापदछन्।

- 5 मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ।
परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।
- 6 परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मात्र मेरो उद्धार गर्न सक्नुहुन्छ।
परमेश्वर मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
- 7 मेरो गौरव र विजय परमेश्वरबाट आउँछ।
उहाँ मेरो बलियो किल्ला र परमेश्वर मेरो शरणस्थान हुनुहुन्छ।
- 8 हे मानिसहरू! परमेश्वरमाथि सधैं भरोसा राख!
तिमीहरूको सम्पूर्ण संकटहरू परमेश्वरलाई बताऊ।
परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।
- 9 मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्।
तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौं।
परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन्
फगत तिनीहरू पानीको वाफ हुन्।
- 10 सामानहरूलाई खोसलाई आफ्नो शक्तिमाथि भरोसा नगर।
चौर तिमीहरूले फाइदा पाउनेछे भनेर नसोच।
अनि जब तिमी धनाढ्य हुनेछौ,
सहयोगको लागि धनीहरूमाथि आशा नगर।
- 11 परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ,
अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!’ ”
- 12 हे मेरो स्वामी, तपाईंको प्रेम साँचो छ।
परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।

63

जब तिनी यहूदाको मरुभूमिमा थिए। दाऊदको एउटा भजन।

- 1 हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
अनि म तपाईंलाई अत्यन्तै चाहन्छु।
मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुखवा जमीनमा पनि
तपाईंकै निम्ति तिर्छाउँछु।
- 2 हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु।
मैले तपाईंको शक्ति र महिमा देखेको छु।
- 3 तपाईंको स्नेहपूर्ण करुणा जीवनभन्दा श्रेष्ठ छ।
मेरो ओठले तपाईंको प्रशंसा गाउँदछ।
- 4 हो, म तपाईंको प्रशंसा तपाईंको नाउमा म
मेरो दुई हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।
- 5 मानौं मैले उत्तम खाना खाए जस्तो मनभरि तृप्ति हुनेछु।
अनि मेरो प्रफुल्लित ओठले तपाईंकै गुण गाउँनेछु।
- 6 म बिछ्याउनमा ढल्किए रहेको बेलामा पनि तपाईंलाई नै सम्झिरहनेछु।
मध्य-रातमा पनि म तपाईंलाई सम्झिरहने छु।
- 7 तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो!
म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो।
- 8 मेरो प्राण तपाईंमा अल्लिन्छ
अनि तपाईं मेरो हात समाउनु हुन्छ।
- 9 कतिपय मानिसहरूले मलाई मार्ने कोशिश गरिहेछन् तर तिनीहरू नाश हुने नै छन्।
तिनीहरू आफ्ना चिहानहरूमा जानेछन्।
- 10 तिनीहरू तरवारले मारिनेछन्।
जंगली कुकुरहरूले तिनीहरूका मृत शरीरहरू खानेछन्।
- 11 तर राजा आफ्ना परमेश्वरसँग खुशी हुनेछन अनि वचन दिएका ती मानिसहरू पनि परमेश्वरकै आज्ञामा गुण-गान गर्नेछन्।
किनभने उहाँले ती सम्पूर्ण झूटाहरूलाई परास्त पार्नुभयो।

64

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

- 1 हे परमेश्वर! मेरो कुराहरू सन्नु होस्।
मेरो शत्रुले मलाई धमास दिएको छ। त्यो देखि मेरो जीवन रक्षा गर्नुहोस्!

- 2 मेरो शत्रुहरूका षडयन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्।
ती कुकर्मिहरूबाट मलाई जोगाउनु होस्।
- 3 तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्।
तिनीहरूका जिब्रोहरू तत्वार जस्ता धारिला छन्, तिनीहरूको तीता वचनहरू काँड झैं तिखा छन्।
- 4 तब अचानक, भयहीन भएर, आफ्ना सुरक्षित र गुप्त ठाउँहरूबाट
ईमान्दारी मानिसहरूमाथि तिनीहरू ताड्दछन्।
- 5 एक-अर्कामा नराप्नो गर्न तिनीहरू उस्काँउदछन्।
तिनीहरू पासो बिछाउने कुराहरू गर्दछन्।
तिनीहरू परस्परमा भन्छन्, “कसैले पनि ती पासोहरू देख्दछैन!”
- 6 तिनीहरूले पासोहरू लुकाएका छन्।
तिनीहरूले शिकार खोजीरहेका हुन्छन्।
मानिसहरू एकदम चलाक-धूर्त हुन्छन् तिनीहरूले के सोचिरहेका छन् भन्न वा जान्न गाह्रो छ।
- 7 तर परमेश्वरले पनि आफ्ना काँडहरू हान्न सक्नु हुन्छ!
अनि तिनीहरूले जान्नु भन्दा अघि नै दृष्टिहरू घाइते हुँदछन्।
- 8 दृष्टि मानिसहरूले उरुलाई नराप्नो काम गर्ने योजनाहरू तयार पार्दछन्।
तर परमेश्वरले तिनीहरूको योजनाहरू नष्ट पारी दिन सक्नुहुन्छ,
अनि त्यस्ता नराप्ना कार्यहरू उनीहरूमाथि नै घट्टदछ।
तब सबैले तिनीहरूलाई देखी छक्क परेर आफ्ना टाउकाहरू हाल्छन् छन्।
- 9 परमेश्वरले गर्नु भएको काम मानिसहरूले देख्दछन्।
अन्य मानिसहरूलाई तिनीहरूले यस विषयमा बताउने छन्।
तब प्रत्येकले परमेश्वरको विषयमा अझ बढी जान्छे।
कसरी डराउनु पर्ने र आदर गर्नु पर्ने भन्ने कुरा सिक्नेछन्।
- 10 एक असल मानिस परमप्रभुको सेवा गर्न खुशी हुन्छ।
ऊ परमेश्वरमा नै आश्रित हुन्छ अनि जब असल ईमान्दारी मानिसहरूले के भयो भनेर देख्दछ,
तिनीहरूले परमेश्वरको गुण गाउँदछन्।

65

- प्रमुख संगीतकारलाई: दाऊदको एउटा स्तुतिगान।
- 1 सियोनामा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु।
मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु।
- 2 सबै मानिसहरू तपाईंकहाँ आउँछन्
किनभने तपाईंले हाम्रो प्रार्थना सुन्नुहुन्छ।
- 3 जब हाम्रा पापहरू यति विघ्न बोझिला हुन्छन्
तब तपाईंले ती पापीहरू लैजान्नुहुन्छ।
- 4 हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ।
तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ।
अनि हामी अत्यन्त खुशी छौं।
तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौं र हामी सन्तुष्ट हुन्छौं।
- 5 हे परमेश्वर, हामीलाई बचाउनु होस्।
धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन् अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ।
तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ।
संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।
- 6 परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो।
हामीले उहाँका शक्तिहरू हाम्रा वरिपरी देख्छौं।
- 7 परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो।
परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो।
- 8 संसार भरिका मानिसहरू तपाईंको आश्चर्यचकित कार्यहरू देखेर छक्कै परेकाछन्।
सूर्योदय र सूर्यास्तले हामीलाई आनन्द दिन्छ।
- 9 तपाईंले धर्तीको खूब ख्याल गर्नुहुन्छ
तपाईं यसलाई पानीले सिंच्नु हुन्छ र यसले थोकहरू उमार्दछ।
परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भरनुभयो
अनि त्यहाँको पानीले उज्जनी गराउँछ।
- 10 तपाईंले खेतहरू रोप्नलाई पानी बर्साउनु भयो,
तपाईंले खेतहरू पानीले चिसो पार्नुभयो
अनि ताजा उद्भिद्हरू उमार्नु भयो।
- 11 तपाईंले नयाँ-वर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो।
तपाईंले हाते-गाडी धेरै फसलहरूले भरनुभयो।
- 12 तपाईंले मरुभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो।
- 13 चउरहरू भेडाहरूले भरिएका छन्,

बेसीहः अन्नले पुरिएका छन्।
हेक जना खुशीसँग गाईरहेछन्, कराईरहेका छन्।

66

प्रमुख संगीतकारलाई: प्रशंसाको गीत।

- 1 हे पृथ्वीमा भएका प्रत्येकले, परमेश्वर प्रति आनन्द सहित चिच्याउँछ!
 - 2 उहाँको नाउँको महिमाको प्रशंसा गर!
स्तुति-गानहरूले उहाँको सम्मान गर!
 - 3 उहाँको कार्यहरू कति अद्भुतपूर्ण छन् भन!
परमेश्वर, तपाईंको शक्ति महान् छ।
तपाईंका शत्रुहरू झुकदछन्।
तिनीहरू तपाईंसँग डराउदछ्छु!
 - 4 सारा पृथ्वीले तपाईंको उपासना गरून्,
प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
 - 5 परमेश्वरले गर्नु भएको कामहरू हेर!
ती कुराहरूले हामीलाई छक्क पाछै।
 - 6 परमेश्वरले सुक्खा धर्तीमा समुद्र बनाउनु भयो।
उहाँका सुखी भक्तजनहरूले हिंडेर नदी पार गरे।
प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
 - 7 परमेश्वरले आफ्ना महान् शक्तिद्वारा संसार चलाउनु हुन्छ,
उहाँले मानिसहरूलाई चरित्तर विचारनु हुन्छ।
कोही पनि उहाँको विरुद्धमा जान सक्तैनन्।
 - 8 हे जातिहरू हो! हाम्रा परमेश्वरको गुण-गान गर।
ठूलो स्वरले उहाँको गुण-गान गर।
 - 9 मानिसहरूलाई जीवन दिनु भयो।
अनि हाम्रो रक्षा उहाले गर्नुभयो।
 - 10 मानिसहरूले चीँदीलाई आगोले खारे जस्तै, परमेश्वरले हाम्रो मन जाँन्नुभयो।
 - 11 हे परमेश्वर, तपाईंले हामीलाई पासोमा पार्नु भयो।
तपाईंले हामीलाई गह्रौं भारी बोकाउनु भयो।
 - 12 तपाईंले आगो र पानी माथिबाट
टाउको समातेर हामीलाई तान्नु भयो,*
तैपनि तपाईंले हामीहरूलाई आश्चर्यचकित पार्नु भएकोछ।
 - 13-14 यसैकारण, म तपाईंको मन्दिरमा होमबलि अर्पण गर्नेछु।
जब-जब म संकटमा परें तब तपाईंको सहयोग मागें।
मैले मेरा प्रतिज्ञाहरू तपाईं प्रति पालन गरें।
अब, म तपाईंलाई ती चीजहरू दिइरहेछु जुन मैले प्रतिज्ञा गरेथें।
15 म तपाईंलाई पापमय बलिहरू अर्पण गर्नेछु,
- म तपाईंलाई भेडाहरू सहित धूपहरू चढाउने छु,
म सोढिहरू र बाघ्राहरू चढाउने छु।
- 16 तिमीहरू सबैले परमेश्वरको उपासना गरिरहने छौ।
आऊ, अनि म तिमीहरूलाई भन्ने छु परमेश्वरले मेरो निम्ति के गर्नुभयो।
 - 17-18 मैले उहाँलाई प्रार्थना गरें,
र मेरो जिब्रोबाट उहाँको गुणगान गरें।
मेरो हृदय शृद्ध थियो,
यसैले मेरो स्वामीले मलाई सुन्नुभयो।
 - 19 परमेश्वरले मलाई सुन्नुभयो।
परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो।
 - 20 परमेश्वरको प्रशंसा गर!
परमेश्वर मबाट विमुख हुनु भएन, उहाँले मेरो प्रार्थना सुन्नुभयो।
उहाँले आफ्नो प्रेम मलाई दर्शाउनु भयो।

67

प्रमुख संगीतकारलाई: वाघ-वादन सहित। एउटा स्तुतिगान।

- 1 हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस र आशीर्वाद दिनुहोस।

* 66:12: हामीलाई तान्नु भयो अथवा हामीलाई हाम्रो शत्रुहरू प्रयोग गरेर तान्नु भयो। हामी आगो र पानी माथि भएर गयौं।

कृपया हामीलाई ग्रहण गर्नुहोस्!

- 2 म भरोसा गर्दछु कि पृथ्वीमा भएका प्रत्येक मानिसले परमेश्वरको विषयमा जान्ने छन्।
प्रत्येक जातिले देख्नु कि तपाईंले मानिसहरूलाई कसरी बचाउनु हुन्छ।
- 3 हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सक्नु।
प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सक्नु।
- 4 प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सक्नु।
किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ।
अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।
- 5 मानिसहरूले तपाईंको गुण-गान गर्न सक्नु।
हे परमेश्वर! प्रत्येक मानिसले तपाईंको गुण गाउन सक्नु।
- 6 हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्।
हाम्रो खेतले विस्तृत फसल दिओस्।
- 7 हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्।
अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरसँग डर राख्नु र श्रद्धा गर्नुन्।

68

प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन।

- 1 हे परमेश्वर, जान्नु होस् र तपाईंका शत्रुहरूलाई यत्र-तत्र छरिदिनु होस्।
उहाँका शत्रुहरू उहाँबाटै भागोस्।
- 2 हावाले धूर्तलाई फुके जस्तै
तपाईंको शत्रुहरू यत्र-तत्र छरिनु परोस्।
मैन आगोमा पल्लिए जस्तै
तपाईंको शत्रुहरू नष्ट होस्।
- 3 तत्र धर्मी मानिसहरू सुखी छन्, धर्मी मानिसहरू परमप्रभु-परमेश्वरको साथ हुने-सँगै आनन्दमा छन्।
धर्मी मानिसहरू स्वयं आनन्द मनाउने छन् अनि सुखी हुन्छन्।
- 4 उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ।
परमेश्वरको निम्ति बाटो तयार पार।
उहाँले आफ्नो रथ मरुभूमि तिर उडाउनुहुन्छ
उहाँको नाउँ “याह,”* हो उहाँको नाउँको प्रशंसा गर!।
- 5 उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुटा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ,
उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।
- 6 परमेश्वरले एकलो मानिसलाई घर दिनुहुन्छ।
उहाँले कैदीहरूलाई धेरै सम्पत्तिसित बाहिर ल्याउनुहुन्छ।
तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन।
- 7 हे परमेश्वर, तपाईंले आफ्नो भक्तजनहरूलाई मिश्रबाट बाहिर डोर्याउनु भयो।
तपाईं मरुभूमि भएर कदम बढाउनु भयो र पृथ्वी पनि हल्लियो।
- 8 हे परमप्रभु इझ्राएल का परमेश्वर, जब सनिपर्वतमा आउनु भयो,
तब पृथ्वी काम्यो अनि आकाश पल्लियो।
- 9 हे परमेश्वर, तपाईंले वर्षा पठाउनु भयो,
क्लान्त, वृद्ध धर्तीलाई फेरि बलियो भूमि बनाउन।
- 10 तपाईंका पशुहरू फर्कर त्यही भूमिमा आए।
हे परमेश्वर, तपाईंले गरीब दुःखीहरूलाई धेरै राम्रा चीजहरू दिनुभयो।
- 11 परमेश्वरले आज्ञा दिनुभयो
अनि धेरै मानिसहरू सुसमाचार सुनाउन गए।
- 12 “शक्तिशाली राजाहरूका सिपाहीहरू भागेर गए।
नारीहरूले लुटका सामान घर-घरमा भाग गरेर राखेकी छन् जुन सिपाहीहरूले युद्धबाट ल्याएका थिए।
ती मानिसहरू जो घरमा बसेका छन् तिनीहरूले सम्पत्ति बाँड्ने छन्।
- 13 तिनीहरूले चाँदीले छोपीएका ढुकुरका पखेंटाहरू पाउने छन्।
तिनीहरूले सुनका चमकले टल्किरहेका पखेंटाहरू पाउने छन्।”
- 14 जालमन पर्वतमा परमेश्वरले शत्रु राजाहरू तितर-बितर पार्नु भयो।
ती झरिरहेका हिमपात जस्तै थिए।
- 15 परमेश्वरको पर्वत बाशान पर्वत हो!
बाशान पर्वत धेरै चुचुराहरू भएको विशाल पर्वत हो।
- 16 हे बाशान पर्वत! तिमी किन सियोन पर्वतलाई हेला गर्छौं?
परमेश्वरले सनि पर्वतलाई प्रेम गर्नुहुन्छ।
उहाँले त्यही जग्गालाई बास-स्थान बनाउनु भयो।

* 68:4: याह यो परमेश्वरको हिब्रू नाउँ हो। यही हिब्रू नाउँ प्रचलित “परमप्रभु” भनेर अनुवादित भयो।

- 17 परमप्रभु पवित्र सीने पर्वतमा आउनु भयो।
उहाँको पछि लाखौंलाख रथहरू छन्।
- 18 उहाँ उच्च पर्वत माथि-माथि जानु भयो।
ती मानिसहरूसित जो उहाँका विरुद्ध भए
कैदीहरूको लहरलाई पथ-निर्देश गर्दै
पुरुषहरूबाट उपहार लिनलाई,
परमप्रभु परमेश्वर त्यहाँ रहनलाई जानु भयो।
- 19 परमप्रभुको प्रशंसा गर!
प्रत्येक दिन उहाँले हाम्रो बोझ उठाउनु हुन्छ।
जुन हामी आफैले उठाउनु पर्ने हो परमेश्वरले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।
- 20 उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ।
परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बचाउनु हुन्छ।
- 21 परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेको देखाउनु हुनेछ।
परमेश्वरले उहाँको विरुद्ध लड्नेहरूलाई ढगड दिनुहुनेछ।
- 22 मेरो स्वामीले भन्नुभयो, “म बाशानबाट शत्रु फर्काई ल्याउने छु,
म पश्चिमबाट शत्रु ल्याउनेछु।
- 23 यसकारण तिमीहरू उनीहरूको रगतमा हिंड्न सक्,
यसकारण तिमीहरूका कुकुरहरूले तिनीहरूको रगत ल्याप-ल्याप चाट्ने छन्।”
- 24 हेर, परमेश्वरले विजयी लहरलाई डोर्याई रहनुभएको!
हेर मेरो पवित्र परमेश्वर, मेरो राजा, विजयी लहरलाई डोर्याइरहनु भएको!
- 25 आगाडि गायकहरू हिंडिरहेका छन्, तिनीहरूको पछि-पछि संगीतकारहरू हिंड्दैछन्।
तिनीहरूलाई खैजडी बजाउँदै गरेका कुमारीहरूले घेरेका छन्।
- 26 समुदायहरूमा परमेश्वरको प्रशंसा गर!
हे इस्राएल का मानिसहरू, परमप्रभुको प्रशंसा गर!
- 27 त्यहाँ सानो बिन्यामीन छ, तिनीहरूलाई डोर्याइरहेका।
अनि त्यहाँ यहदाका महान् परिवार पनि छन्।
अनि त्यहाँ जबूलन र नमाली अगुवाहरू पनि छन्।
- 28 हे परमेश्वर, हामीलाई तपाईंको शक्ति देखाउनु होस्!
हाम्रो निम्ति बितेका दिनहरूमा प्रयोग गर्नु भएको शक्ति देखाउनु होस्।
- 29 राजाहरूले आफ्नो सम्पत्ति
तपाईंको महल यरूशलेममा ल्याउने छन्।
- 30 तिम्रो लड्गिले ती “पशुहरूलाई” सधाऊ।
ती मानिसहरूको जस्ता
“सौँढेका बथानलाई” तिमीले अनुशरण गर्ने बनाऊ।
तिनीहरूले आज्ञा मान्दछन्।
तिमीले ती जातिहरूलाई युद्धमा हरायौ।
अब तिनीहरूलाई चौंटीका टुक्रा ल्याउन लगाऊ।
- 31 मिश्रबाट तिनीहरूलाई सम्पत्ति ल्याउन लगाऊ,
एथियोपियाहरूलाई तिमीकहाँ धन ल्याउन लगाऊ।
- 32 हे पृथ्वीका राजाहरू हो! परमेश्वरको गुण गाऊ!
हाम्रो स्वामीको स्तुति-गान गर!
- 33 परमेश्वरकोलागि गीत गाऊ! उहाँ रथद्वारा सनातन आकाश भएर आउनु भईरहेछ।
उहाँको शक्तिशाली आवाज सुन!
- 34 परमेश्वरको प्रशंसा गाऊ,
किनभने उहाँ इस्राएल माथि महिमित राजा हुनुहुन्छ
अनि उहाँको शक्ति आकाशमा छ।
- 35 हे परमेश्वर आफ्ना मन्दिरमा तपाईं डरलाग्दो हुनुहुन्छ।
इस्राएल का परमेश्वरले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुभयो,
परमेश्वरको प्रशंसा गर।

69

प्रमुख संगीतकारलाई: “ललिको धुनमा।” दाऊदको भजन।

1 हे परमेश्वर, मेरो सम्पूर्ण संकटहरूबाट बचाउनु होस्!

मेरो मुखसम्म पानी उठिसक्यो।

2 त्यहाँ उभिने कुनै ठाउँ छैन।

म तल-तल दलदलमा भाँसिँदैछु,

म गहिरो पानी भित्र छु,

- अनि छालहरूले मलाई जोडसँग चारैतिर हिकोई रहेछन्।
 3 तपाईंको सहायताको लागि गुहार मानलाई बोलाउंदा बोलाउंदा म कमजोर भइरहेछु।
 मेरो घाँटी पोलिरहेछ।
 म तपाईंको सहयोगको निम्ति
 मेरो आँखा नट्टयाउन्जेल सम्म पर्खिरहेँ,
 4 मेरा शिरका केशहरू भन्दा धेरै शत्रुहरू छन्।
 कारणनै बिना तिनीहरू मलाई हेला गर्छन्।
 तिनीहरूले मलाई विध्वंस पार्ने पूरा चेष्टा गरे।
 मेरो विषयमा तिनीहरू झटो कुराहरू गर्छन्,
 तिनीहरू झटा छन् र मैले सामानहरू चोरि भन्छन्।
 तिनीहरूले मलाई जबर्जस्ती नचोरेका चीजहरूको मूल्य तिर्न लगाउँदछन्।
 5 हे परमेश्वर, तपाईं जान्नुहुन्छ कि, मैले कुनै गल्ती काम गरेको छैन।
 म तपाईंदेखि आफ्ना पापहरू लुकाउन सकिन्न।
 6 हे मेरो स्वामी, सेनाहरूका परमेश्वर, मेरो लागि तपाईंका भक्तजनहरूलाई लज्जित नपार्नु होस्।
 हे इस्राएल का परमेश्वर, जो तपाईंमाथि निर्भरछन्, तपाईंका उपासकहरूलाई मेरो कारणले लज्जित हुन नदिनुहोस्।
 7 मेरो अनुहार शर्मले ढाकिएको छ।
 म तपाईंको निम्ति त्यो शरम सहन्छु।
 8 मेरो दाज्यू-भाइहरूले मलाई परदेशी जस्तो व्यवहार गर्दछन्।
 मेरो आमाको छोराहरूले मलाई विदेशी सरह व्यवहार गर्दछन्।
 9 तपाईंको मन्दिर तफर्की मेरो दरिलो जोशले मलाई ध्वंस पारिरहेछ।
 म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु।
 10 म रोएँ र उपवास बसें,
 अनि तिनीहरूले यसो गरेको देखेर खिसी गरे।
 11 आफ्नो उदासीपन देखाउनलाई योत्रो पोशाक लगाएँ,
 अनि मानिसहरूले मेरो विषयमा ठट्टा गरे।
 12 तिनीहरूले जनसमूहमा मेरो विषय कुराहरू गर्छन्।
 मघपान गर्नेहरूले मेरो निम्ति उपहासपूर्ण गीतहरू बनाए।
 13 तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति हो:
 तपाईंले मलाई ग्रहण गरेको चाहन्छ।
 हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहन्छु,
 म जान्दछु कि मलाई बचाउन तपाईंमाथि भरोसा गर्नुसक्छु।
 14 दलदल देखि मलाई तान्नु होस्।
 मलाई दलदल भित्र भासिन नदिनुहोस्।
 मलाई यो गहन पानीबाट बचाउनुहोस्।
 मलाई ती मानिसहरूबाट बचाउनु होस् जसले मलाई हेला गर्छन्।
 15 पानीका छालहरूमा मलाई डुबन नदिनुहोस्।
 गहीरो प्वालले मलाई निल्न नदिनुहोस्।
 मलाई मेरो शत्रुहरूबाट र यो गम्भीर कष्टबाट बचाउनुहोस्।
 16 हे परमप्रभु, तपाईंको प्रेम असल छ।
 म पछि फर्कनु होस् र तपाईंको महान् दयाले मलाई सहायता गर्नुहोस्।
 17 तपाईंको दासबाट मुख नफर्काउनु होस्।
 म संकटमा छु। चाँडो, मलाई सघाउनु होस्।
 18 आउनु होस् र मेरो प्राण जोगाउनु होस्।
 मेरो शत्रुहरूबाट मलाई जोगाउनु होस्।
 19 मेरो लज्जितपन तपाईं जान्नुहुन्छ, मेरो शत्रुहरूले मलाई अपमान गरेको तपाईं जान्नुहुन्छ,
 तिनीहरूले मलाई ती कुराहरू गर्दै गरेको तपाईंले देख्नुभयो।
 20 गालीले मलाई धलो-पिठो पारेको छ!
 म गालीको कारणले मर्न लागेको छु
 म संवेदना पर्खिएको छु
 तर कसैबाट पाउन सकिन।
 म कतिपय मानिसहरूलाई सान्त्वनाको निम्ति पर्खीं बसे,
 तर कोही पनि आएन।
 21 तिनीहरूले मलाई खानलाई विष दिए।
 तिनीहरूले मलाई सिकां दिए, दाखरस दिएनन्।
 22 तिनीहरूका टेबलहरू खानाहरूले सजिएका छन्।
 तिनीहरूसँग त्यस्तो विशाल बन्धुत्वपूर्ण भोजहरू छन्।
 मलाई ती भोजहरूले विनाश गर्ला भन्ने लाग्दछ।
 23 तिनीहरूका आँखा अन्धा होउन्, अनि तिनीहरूको पीछैँ सधैंको निम्ति दुर्बल हुन दिनुहोस्।
 24 तपाईंका सम्पूर्ण क्रोधहरूका अनुभव
 तिनीहरूले पनि गर्नुन्।
 25 तिनीहरूका घरहरू रित्तो पारिदिनुहोस्।

- कोही पनि त्यहाँ बस्य नपाओस्।
 26 तिनीहरूलाई ढण्ड दिनुहोस्, अनि तिनीहरू भाग्नेछन्।
 त्यसपछि तिनीहरूले कुरा गर्दा पीडा र घायलहरू पाउनेछन्।
 27 तिनीहरूका अधर्म कामहरूको लागि ढण्ड दिनुहोस्।
 तपाईं कतिको असल हुनुहुन्छ भनी तिनीहरूलाई नदेखाउनु होस्।
 28 जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटि दिनुहोस्,
 तिनीहरूका नाउँ धर्मी मानिसहरूको साथमा नलेखि दिनुहोस्।
 29 म दुःखीत र पीडित छु।
 परमेश्वर मलाई उठाउनु होस्, मलाई बचाउनु होस्।
 30 म परमेश्वरको नाउँ गीतमा प्रशंसा गर्नेछु।
 म धन्यवादको गीतहरूमा प्रशंसा गर्नेछु।
 31 यसले परमेश्वरलाई खुशी पार्नेछ।
 यो सँढि र अन्य पशुहरू मारेर बली चढाउनु भन्दा उत्तम हुनेछ।
 32 नम्र मानिसहरू! परमेश्वरलाई उपासना गर्न जो आएका छन्।
 यी कुरा जानेर तिनीहरू खुशी हुने छन्।
 33 किनकि परमप्रभुले दीन-दुःखि र असहायकहरूको पुकारा सुन्नु हुन्छ।
 कैदमा परेका मानिसहरूलाई पनि परमप्रभुले मन पराउनु हुन्छ।
 34 स्वर्ग र पृथ्वीले, परमेश्वरको प्रशंसा गर्छन्।
 समुद्र र यसमा भएका जम्मे चीजहरूहो! परमप्रभुको प्रशंसा गर।
 35 परमप्रभुले सियोनलाई बचाउनुहुनेछ।
 परमप्रभुले यहूदाका शहरहरू अझ एकपल्ट निर्माण गर्नु हुनेछ
 ताकि उहाँका मानिसहरू त्यहाँ फेरि बस्न सक्न।
 36 उहाँका दासहरूका सन्तानले त्यो धर्ती पाउनेछन्,
 मानिसहरू ज-जसले उहाँको नाउँलाई प्रेम गर्दछन् उनीहरू त्यहाँ बस्ने छन्।

70

प्रमुख संगीतकारलाई: मानिसहरूलाई सम्झना गराउन, दाऊदको भजन।

- 1 हे परमेश्वर, मलाई बचाउनु होस्!
 हे परमेश्वर, मलाई सहायता गर्नलाई आसुरी गर्नुहोस्।
 2 मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
 तिनीहरूलाई असन्तुष्ट पार्नुहोस्।
 तिनीहरूलाई अपमानित पार्नुहोस्।
 मानिसहरू मप्रति अधर्म काम गर्न चाहन्छन्।
 तिनीहरूका पतन हुन्छ र लज्जित अनुभव गर्छन् भन्ने मलाई लाग्दछ।
 3 मानिसहरूले मलाई हँसिको पात्र बनाए।
 ज-जसले मेरो निन्दा गरे जुन कुराको निम्ति तिनीहरू योग्य छन् तिनीहरूले त्यो पाउन सक्छन्।
 4 ज-जसले तपाईंको उपासना गर्छन्,
 तिनीहरू खुबै खुशी होऊन्।
 जसले तपाईंको मुक्तिलाई प्रेम गर्छन्
 सधै तपाईंको प्रशंसा गर्छन्।
 5 हे परमेश्वर! म दीन-दुःखी र असहाय मानिस हूँ!
 हे परमेश्वर! चौडो आएर मलाई बचाउनु होस्!
 हे परमेश्वर, तपाईंले मात्र मलाई बचाउन सक्नु हुन्छ!
 अझ विलम्ब नगर्नुहोस्!

71

- 1 हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु,
 ताकि म कहिल्यै निराशा नहूँ।
 2 तपाईंको धार्मिकताको कारण, तपाईंले मलाई बचाउनु हुनेछ।
 तपाईंले मलाई छुटकारा दिनु हुनेछ।
 मेरो गुहार सुनी दिनुहोस्।
 मलाई बचाउनुहोस्।
 3 मेरो किल्ला बनिनु होस्, त्यो घर जहाँ म बचाऊको निम्ति भागेर जान सक्छु।
 तपाईं मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ।
 यसैले मलाई बचाउनुलाई आज्ञा दिनुहोस्।
 4 हे मेरा परमेश्वर, दुष्ट मानिसहरूबाट मलाई बचाउनु होस्।
 मलाई धूर्त र दुष्ट मानिसहरूबाट बचाउनु होस्।

- 5 मेरो परमेश्वर तपाईं मेरो स्वामी, तपाईं मेरो आशा हुनुहुन्छ,
म जवान अवस्थादेखि तपाईंमा भरोसा गरेको छु।
- 6 म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ,
आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु।
मैले सधैं तपाईंलाई प्रार्थना गरे।
- 7 तपाईं मेरो बलको श्रोत हुनुहुन्छ।
यसैले म अरुको निम्ति उदाहरण भएकोछु।
- 8 तपाईंले गर्नु हुने आश्चर्यपूर्वक कार्यको विषयमा म सधैं गीत गाउँदछु।
- 9 म बढो भएँ भनी मलाई नपर्थेकनु होस्।
मेरो बल सकिदैंछ भनेर मलाई नत्याग्नु होस्।
- 10 मेरो शत्रुहरूले मेरो विरुद्धमा योजनाहरू तयार गरे,
तिनीहरू वास्तवमा एक-अकामा पहिल्यै भेला भए, अनि मलाई मार्ने योजना गरे।
- 11 मेरो शत्रुहरूले भने, “जाऊँ त्यसलाई पक्रौँ।”
परमेश्वरले त्यसलाई छोडी दिए अनि कसैले पनि त्यसलाई साथ दिनेछैन।
- 12 हे परमेश्वर, मलाई नत्याग्नुहोस्।
हे मेरा परमेश्वर, चौडाँ आएर मलाई बचाउनु होस्।
- 13 मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्।
तिनीहरूलाई पूर्ण रूपले ध्वंश पार्नुहोस्।
तिनीहरूले मलाई घात गर्ने कोशिश गरिरहेका छन्।
तिनीहरूले शर्म र बदामी अनुभव गर्नु सक्नु।
- 14 तब म तपाईंमाथि सर्वदा भरोसा गर्नेछु।
अनि म तपाईंको प्रशंसा धेरै भन्दा धेरै गर्नेछु।
- 15 तपाईं कति असल हुनुहुन्छ भनेर म मानिसहरूलाई भन्नेछु।
एकपल्ट मात्र होइन धेरै पल्ट तपाईंले मलाई बचाएको कुरो म तिनीहरूलाई भन्नेछु।
ती समयहरूको गन्ती नै छैन।
- 16 हे परमप्रभु मेरो स्वामी म तपाईंको महानताको बारेमा बताउनेछु।
म तपाईंको बारेमा र तपाईंको भलाईको विषय बताउनेछु।
- 17 हे परमेश्वर, म सानो केटी हुँदादेखि तपाईंले मलाई शिक्षा दिनु भयो।
अनि आज सम्म मैले मानिसहरूलाई तपाईंले गरेका अद्भूत कार्यहरू बारेमा घोषणा गर्दछु।
- 18 अब म बढो भएँ अनि मेरा केश सेता छन् तर म जान्दछु तपाईंले मलाई त्याग्नु हुने छैन, परमेश्वर।
म प्रत्येक भावी पुस्तालाई तपाईंको शक्ति र महानता बारेमा बताउने छु।
- 19 हे परमेश्वर, तपाईंको उपकार आकाशभन्दा माथि छ।
परमेश्वर, तपाईं बाहेक यहाँ कोही पनि छैन
तपाईंले अद्भूत कामहरू गर्नुभयो।
- 20 यद्यपि तपाईंले मलाई नै यति धेरै देख्ने बनाउनु भयो,
तपाईंले मलाई ती सबै कष्टहरूबाट बचाउनु भयो अनि मलाई जिउँदो राख्नुभयो।
यद्यपि म धेरै गहिरोमा डुबें तपाईंले मलाई मेरा कष्टहरूबाट माथि उठाउनु भयो।
- 21 मलाई पहिलेको भन्दा अझ असल काम गर्न साथ दिनुहोस्।
लगातार मलाई सान्त्वना दिनुहोस्।
- 22 अनि म वीणा बजाउने छु र तपाईंको स्तुति-गान गर्नेछु।
हे मेरा परमेश्वर, तपाईंमाथि बिश्वास गर्न सकिन्छ भनेर म गीत गाउने छु।
इसाएल का एकमात्र पवित्र परमेश्वरको निम्ति
म मेरो वीणा बाजामा गीत गाउने छु।
- 23 तपाईंले मेरो प्राणलाई बचाउँनु भयो, मेरो प्राण अत्यन्त खूशी छ।
मेरा ओठहरूले तपाईंको स्तुति-गान गर्नेछन्।
- 24 मेरो जिब्रोले तपाईंको धार्मिक कार्यहरूको विषयमा सदा-सर्वदा गीत गाउने छ।
अनि ती मानिसहरू ज-जसले मलाई मार्न चाहन्छन्।
तिनीहरू परास्त र अपमानित हुनेछन्।

72

सुलेमानको भजन।

- 1 हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्।
राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
- 2 आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्।
गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
- 3 त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
- 4 गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहन्।
उहाँले असहायहरूलाई साथ दिओस्।
कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिउन्।

- 5 जब सम्म घाम उदाउँदछ
अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
- 6 खेतहरूमा पानी वर्षे जस्तै,
धर्तीमा पानी झरी जस्तै राजा बनेस।
- 7 उहाँको राज्यकालमा धार्मिकता फूलोस्, फूलोस्।
जब सम्म जून रहन्छ तब सम्म शान्ति रहोस्।
- 8 उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्।
यूफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै ठाडो सम्म बढोस्!
- 9 मरुभूमिमा बसिरहेका मानिसहरूले उहाँको अधि भँई तिर अनुहार पारेर शिर झुकाउन्,
उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको गेलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।
- 10 तशीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्।
शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।
- 11 सम्पूर्ण राजाहरूले हाम्रो राजाप्रति शिर झुकाउन्।
सबै जातिहरूले उहाँको सेवा गर्नुन्।
- 12 हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ।
हाम्रो राजाले दीन-दुःखि, असहायहरूलाई साथ दिनुहुन्छ।
- 13 दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्।
राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।
- 14 अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुर्याउनु चाहन्छन् तिनीहरूदेखि राजाले बचाउनु हुन्छ।
ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।
- 15 राजाको दीर्घायु होस्!
अनि उहाँले शेबाबाट सुन प्राप्त गर्नुन्।
सधैँ राजाको निम्ति प्रार्थना गर।
प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
- 16 खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस्
र पहाडहरू अन्नबालीले ढाकियोस्।
खेतहरू लबानोन जस्ता मलिलो रहोस्।
अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तो शहरहरू मानिसहरूले भरिभराउ बनेस।
- 17 राजा सदालाई ख्याती प्राप्त बनेस।
जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गर्नुन्।
मानिसहरू उहाँबाट धन्य रहोस्
अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।
- 18 परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वरको गुण-गान गर!
परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ।
- 19 उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर!
उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्!
आमेन! आमेन!
- 20 (यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।)

तेस्रो भाग

73

(भजनसंग्रह 73-89)

- आसापको स्तुतिगान।
- 1 सौँचै नै इस्राएल को निम्ति परमेश्वर राम्रो हुनुहुन्छ।
परमेश्वर ती मानिसहरूका निम्ति राम्रो हुनुहुन्छ जसको हृदय शुद्ध छ।
- 2 म प्रायः चिन्तिएँ र नियन्त्रण हराएँ।
म प्रायः चुकेँ अनि पाप गर्न थालें।
- 3 मैले दुष्ट मानिसहरू सफल भएको देखें।
म ती अहंकारी मानिसहरू देखि इर्ष्यालु भएँ।
- 4 ती मानिसहरू द्विष्टपुष्ट छन्।
तिनीहरूलाई बौद्धको लागि संघर्ष गर्नु पर्दैन।
- 5 ती दुष्ट मानिसहरू हामी जस्तो पीडित हुँदैनन्।
अन्य मानिसहरू जस्ता तिनीहरू संकटमा छैनन्।
- 6 यसैले तिनीहरू अहंकारी र घृणित मानिसहरू हुन्।
तिनीहरूले लगाएका बहुमूल्य गर-गहनाहरू र आर्कषक पोषाकहरू जस्तै देखिन्छन्।
- 7 यदि ती मानिसहरू केही अरु थोक जस्तो देखिएको भए, तिनीहरू जान्छन् र लिन्छन्,
तिनीहरूले जे चाहे पनि गर्दछन्।
- 8 तिनीहरूले नीच र दुष्ट कुराहरू अरुको बारेमा भन्दछन् तिनीहरू घमण्डी र हठी खालका छन्।

- अनि तिनीहरूले सधैं नै अरु माथि सहजै फाईदा उठाउने उपायहरू गर्दछन्।
- 9 ती अंहकारीहरू आफूलाई देवता मान्दछन्!
तिनीहरूले आफूलाई पृथ्वीको शासक ठान्छन्।
- 10 यसर्थ परमेश्वरका मानिसहरू पनि उनीहरू तिर फर्किए,
र तिनीहरूले जे भने तिनीहरूको निम्ति त्यही कुराहरू गरे।
- 11 ती दुष्ट मानिसहरू भन्छन्, “हामीहरूले के गरिरहेका छौं, भनेर परमेश्वर जान्दैनन्!
सर्वोच्च परमेश्वरले जान्दैनन्।”
- 12 ती घमण्डी मानिसहरू दुष्ट छन्,
तर तिनीहरू धनी छन् र झन् धनी भईरहेका छन्।
- 13 यसैले मैले मात्र हृदय किन शृद्ध पार्नु?
किन मैले मेरो हातहरू धोई सफा राख्छु।
- 14 हे परमेश्वर, म दिनभरि नै कष्ट भोग्छु
अनि प्रत्येक बिहान तपाईंले मलाई दण्ड दिनुहुन्छ।
- 15 हे परमेश्वर, म यस विषयमा अरुहरूसँग कुरा गर्नु चाहन्छु।
तर म बुझ्छु कि म तपाईंका मानिसहरूलाई विश्वासघात गरिरहेको हुन्छु।
- 16 मैले यी कुराहरू जान्नलाई यथासक्य कोशिश गरे।
तर ती सबै मेरो लागि एकदम कठिन थिए।
- 17 जबसम्म म परमेश्वरको मन्दिरमा गर्दैनँ,
तब सम्म मैले तिनीहरूको आखिरी विचार जानिन।
- 18 परमेश्वर, सौँच्चिक नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ।
सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।
- 19 संकट अचानक आउन सक्छ,
तब ती अंहकारीहरू नष्ट-विनिष्ट हुन सक्छन्।
भयानक कुराहरू तिनीहरूमा घट्टन सक्छन्
अनि तिनीहरू समाप्त हुन्छन्।
- 20 हे परमप्रभु, ती मानिसहरू सपना जस्तै हुन्,
हामी जाग्ने बित्तिकै तिनीहरू अल्पिन्छन्।
हाम्रो सपनाका राक्षसहरू जस्ता
तपाईंले तिनीहरूलाई विलुप्त पारी दिनु हुनेछ।
- 21-22 म अज्ञानी थिएँ।
मैले धनी र दुष्ट मानिसहरूको बारेमा सोचेर व्यर्थै खिन्न भएँ।
हे परमेश्वर! म तपाईंसित शोकाकुल र क्रोधित थिएँ।
मैले एउटा लठुवा र अज्ञात पशुले जस्तो व्यवहार गरेँ।
- 23 म सधैं नै तपाईंसँग साथमा छु।
हे परमेश्वर, तपाईंले मेरो दाहिने हात पक्रनु भएकोछ।
- 24 हे परमेश्वर, तपाईंले मेरो अगुवाई गर्नु हुन्छ अनि असल सल्लाह दिनुहुन्छ।
त्यस पश्चात् महिमा तर्फ मलाई अगुवाई गर्नु हुन्छ।
- 25 हे परमेश्वर, तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु।
अनि म तपाईंसित पृथ्वीमा भएको बाहेक अरु केही इच्छा गर्दिनँ।
- 26 मेरो तन र मन नष्ट हुन सक्छ,
तर मसँग परमेश्वर छ जसलाई म प्रेम गर्छु।
मसँग परमेश्वर सदा-सर्वदा हुनुहुन्छ!
- 27 हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ।
तपाईंले तिनीहरूलाई ध्वंस गर्नु हुनेछ जो तपाईंसित विश्वासी छैनन्।
- 28 म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो।
मैले परमप्रभु परमेश्वरलाई मेरो सुरक्षित ठाउँ बनाएँ।
परमेश्वर, म तपाईंकहाँ, तपाईंले गर्नु भएका सबै थोकहरू बताउन आएँ।

74

आसापको मस्किल भन्ने भजन।

- 1 हे परमेश्वर, के तपाईंले हामीलाई सधैंको निम्ति त्यागनु हुन्छ?
के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ?
- 2 तपाईंले धेरै अधि किन्नु भएको ती मानिसहरूलाई सम्झनु होस्।
तपाईंले हामीलाई बचाउनु भयो। हामी तपाईं कै सम्पत्ति हौं।
जहाँ तपाईं बसु भयो, त्यो सियोन पर्वतलाई सम्झनु होस्।
- 3 परमेश्वर, यी अनन्त भनावशेषहरूबाट हिंडेर आउनु होस्,
पवित्र ठाउँमा जुन शत्रुहरूले नष्ट गरेको तर्फ फर्की आउनु होस्।

- 4 शत्रुहः मन्दिरमा आफ्नो विजय नारा लगाएर चिच्याए।
तिनीहरूले आफ्ना झण्डा युद्ध जित्यौ भनेर भान गर्न मन्दिरमा गाडे।
- 5 शत्रुका सैनिकहरू यस्ता देखिन्छन्,
कि घाँस काट्ने मानिसहरू घाँस काटिरहे जस्तो।
- 6 हे परमेश्वर, तिनीहरूले आफ्ना बन्चरो र हँसियाहरू चलाउँदै,
तपाईंको मन्दिरका चौकटहरू काट्दै भत्काउने छन्।
- 7 ती सिपाहीहरूले तपाईंको पवित्र स्थान जलाए।
जून तपाईंको नाउको सम्मानमा बनिएको थियो
तिनीहरूले त्यो मन्दिर भईमा लडाए।
- 8 शत्रुले हामीलाई पूर्ण रूपले तहसनहसरू पार्ने निर्णय गरे,
तिनीहरूले देशमा भएको प्रत्येक चिज र परमेश्वरको पवित्र स्थान जलाए।
- 9 हामीले कुनै पनि हाम्रो चिन्हहरू देखेसकेनौं।
अब त्यहाँ अगमवक्ताहरू छैनन्।
के गर्नु पर्ने कसैले जान्दैनन्।
- 10 हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो?
के तपाईं आफ्नो निन्दा गराउन तिनीहरूलाई सधैं दिइरहनुहुन्छ?
- 11 हे परमेश्वर, तपाईंले यति कठिन ढण्ड हामीलाई किन दिनुहुन्छ?
तपाईंले आफ्नो महान-शक्तिले हामीलाई पूर्ण रूपमा नष्ट पार्नु भयो।
- 12 हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ,
तपाईंले यस देशमा धेरै युद्धहरू जिताउनलाई सहयोग गर्नु भएको छ।
- 13 हे परमेश्वर, तपाईंले आफ्नो महान शक्ति प्रयोग गर्नुभयो,
समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो।
- 14 तपाईंले विशाल समुद्रको राक्षसहरूलाई जित्नु भयो, तपाईंले लिब्यातानको शिर टुक्रा-टुक्रा पार्नु भयो,
अनि त्यसको शरीर जनावरहरूले खाओस् भनेर फाली दिनुभयो।
- 15 तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो
अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो।
- 16 हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ।
तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो।
- 17 तपाईंले पृथ्वीमा सबै कुराको सीमा बनाइदिनु भयो।
अनि तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनु भयो।
- 18 हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो।
ती मुखहरूले तपाईंको नाउलाई हेला गर्छन्!
- 19 ती जङ्गली जनावरहरूलाई तपाईंको प्रिय दुकुरलाई लैजान नदिनुहोस्!
तपाईंको प्रिय दीन-दुःखी मानिसहरूलाई कहिल्यै नभुल्नुहोस्!
- 20 हाम्रो करार याद गर्नुहोस्!
यस धर्तीको प्रत्येक अंधारो जगमा हिंसात्मक रूप छ।
- 21 हे परमेश्वर, तपाईंका मानिसहरूलाई दुर्व्यवहार गरियो।
प्रति कष्ट दिन तिनीहरूमाथि अझ लज्जित नबनाउनु होस्।
दीन-दुःखी, असहाय मानिसहरूले तपाईंको प्रशंसा गर्न सक्नु।
- 22 हे परमेश्वर, उठनुहोस् र लडाइँ गर्नुहोस्!
सम्झनुहोस्, ती मुखहरूले तपाईंलाई दिएका चेतावनी!
- 23 तपाईंका शत्रुहरूको चिच्याहटलाई नभुल्नुहोस्,
तिनीहरूले घरि-घरि तपाईंको अपमान गरे।

75

प्रमुख संगीतकारलाई “विनाश नहोस्” भन्ने रागमा। दाऊदको भजन।

- 1 हे परमेश्वर, हामी तपाईंको प्रशंसा गर्दछौं!
हामी तपाईंको प्रशंसा गर्छौं, तपाईं छेउमा हुनुहुन्छ
अनि मानिसहरूले तपाईंले गर्नु भएको अचम्मका कुराहरूका बारेमा भन्दछन्।
- 2 परमेश्वर भन्नुहुन्छ, “म न्यायको ठीक समय छान्नेछु,
म निष्पक्ष न्याय गर्नेछु।
- 3 यद्यपि पृथ्वी र यसमा भएका सम्पूर्ण चीजहरू हल्लिरहेका छन् र धराशायी हुन तयार छ,
तर म यसलाई स्थिरपार्छु।”
- 4 “कतिपय मानिसहरू अत्यन्त अहंकारी हुन्छन्।
तिनीहरू स्वयंलाई शाक्तिशाली र महत्वपूर्ण सोचदछन्।
- 5 तर म ती मानिसहरूलाई भन्छु,
‘शेखी नगर! यति साह्रो अहंकारी नहौं!’ ”

- 6 पृथ्वीमा त्यस्तो कुनै शक्ति छैन
जसले कुनै मानिसलाई महत्वपूर्ण पाउँछ।
- 7 परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ।
अनि उहाँले नै को महत्वपूर्ण को हुनेछ, भन्ने कुराको निर्णय गर्नुहुन्छ।
परमेश्वरले एक व्यक्तिलाई उठाएर उसलाई महत्वपूर्ण बनाउनु हुन्छ, उहाँले नै कसैलाई तल झारेर उसलाई महत्वहीन पार्नुहुन्छ।
- 8 परमेश्वर सधैं दुष्ट मानिसहरूलाई दण्ड दिन तयार हुनुहुन्छ।
परमप्रभुसँगै उहाँको हातमा एउटा कचौरा छ जुन कचौरामा विष भरिएको दाखमघले पूर्ण छ।
उहाँले त्यो विषयुक्त दाखमघ खनाउनु हुन्छ,
अनि दुष्ट मानिसहरूले त्यसको अन्तिम घट्टको सम्म पिउने छन्।
- 9 म यस बारेमा सधैं मानिसहरूलाई भन्नेछु।
म इसाएल को परमेश्वरको स्तुति-गान गर्नेछु।
- 10 परमप्रभु भन्नुहुन्छ, “म दुष्ट मानिसहरूको शक्ति खोसेर लानेछु,
अनि धर्मी मानिसहरूलाई शक्ति प्रदानगर्नेछु।”

76

वाद्य-वादन साथ संगीतकारले गाउनु पर्ने आसापको भजन।

- 1 यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्।
इसाएल का मानिसहरूले परमेश्वरको नाउँको आदर गर्दछन्।
- 2 शालेममा परमेश्वरको मन्दिर छ।
परमेश्वरको भर सियोन पर्वतमा छ।
- 3 त्यस ठाउँमा, परमेश्वरले धनु र काँडहरू ढाल, तरवार
र अन्य युद्धका हतियारहरू छिन्न-भिन्न पार्नुभयो।
- 4 हे परमेश्वर! जब तपाईं पहाडहरूबाट फर्केदै हुनुहुन्छ जहाँ तपाईंले आफ्नो शत्रुहरूलाई मारुं भयो,
तपाईं गौरवमय देखिनु हुन्छ।
- 5 ती सिपाहीहरूले आफू बलियो भएको सोचे।
तर अहिले तिनीहरू भुईँमा मृत रूपमा लडिरहेकाछन्।
तिनीहरूको शरीर लुटिएर लडिरहेको छ।
ती बलिया सिपाहीहरूले आफू स्वयंलाई नै बचाउने योग्यका हुन सकेनन्।
- 6 जब याकूबका परमेश्वरले ती सिपाहीहरूलाई गाली गर्नुभयो,
घोडसवारहरू र घोडाहरू मरे।
- 7 हे परमेश्वर, तपाईं विस्मयकारी हुनुहुन्छ!
जब तपाईं क्रोधित हुनुहुन्छ तब कोही पनि तपाईंको विस्मय उभिन सक्दैन।
- 8-9 परमप्रभु न्यायकर्ता झैं उभिनु भयो र निर्णय घोषणा गर्नुभयो,
परमेश्वरले यस धर्तीका विनम्र मानिसहरूलाई बचाउनु भयो।
स्वर्गबाट उहाँले निर्णय दिनुभयो,
सम्पूर्ण पृथ्वीमा निस्तब्ध र भयभीत भए।
- 10 हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्।
तपाईंले आफ्नो क्रोध देखाउनु हुन्छ, अनि जीवित रहनेहरू बलिया हुन्छन्।
- 11 हे मानिसहरू, तिमीहरूले परमप्रभु परमेश्वर प्रति वचन दिएका थियौ।
अब उहाँप्रति ती वचनहरू पूरा गर।
प्रत्येक ठाउँमा मानिसहरू परमेश्वरसित डराउँछन् र आदर गर्छन्।
तपाईंले तिनीहरूलाई भेटीहरू ल्याउन दिनुहोस्।
- 12 परमेश्वरले महान शासकहरूलाई पराजित गर्नु हुन्छ।
पृथ्वीका सबै राजाहरू उहाँसित डराउँछन्।

77

प्रमुख संगीतकारलाई। यद्गानको निम्ति। आसापको भजन।

- 1 मैले ठूलो-ठूलो आवाजले कराएर परमेश्वरलाई गुहार मागें।
हे परमेश्वर, मेरो रोदन सुनिदिनु होस्!
- 2 मेरो स्वामी, जब म संकटमा परें म तपाईं कहाँ आएँ,
तपाईंलाई पाउने प्रयासमा म रातभरी जागें र पनि आत्मामा शान्ति भएन।
- 3 मैले परमेश्वरको बारेमा सोचे,
अनि आफ्नो हालत बताउने प्रयास गरेँ, तर मैले सकिनँ।
- 4 तपाईंले मलाई सुन्न दिनु भएन,
म केही भन्न चाहन्थे तर म एकदम हताश थिएँ।
- 5 मैले बितेका कुराहरू सम्झिरहेको थिएँ।

- धैर्य अगाडि हुन गएको घटनाहरू सम्झिरहेको थिएँ।
 6 रातमा, मैले आफ्ना गीतहरूको बारेमा सोच्ने प्रयास गरेँ।
 मैले आफैँलाई बुझ्ने कोशिश गरेँ।
 7 म छक्क पर्छु, “के हाम्रो स्वामीले हामीलाई सदाको लागि त्याग्नु भयो?
 के फेरि उहाँ हामीसित खूशी हुनु हुन्छ?
 8 के फेरि हामीसँग उहाँ बात मार्न सक्नु हुनेछ?
 के परमेश्वरको प्रेम सदाको निम्ति बिलायो छ?
 9 कसैका के हो भन्ने कुरा उहाँले भुल्नु भयो?
 उहाँको समवेदना जति क्रोधमा परिवर्तन भयो?”
 10 तब मैले सोचे, “जुन कुराले मलाई सधैँ सताई रहन्छ त्यो हो:
 ‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?’ ”
 11 म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर।
 परमेश्वर, म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु जुन तपाईँले धैर्य-धैर्य अगाडि गर्नु भएको थियो।
 12 तपाईँले के गर्नु भएको थियो त्यो मैले सोचे।
 म तपाईँका सबै शक्तिशाली कार्यहरू सोचदछु।
 13 परमेश्वर, तपाईँका बाटोहरू पवित्र छन्,
 तपाईँ बाहेक कोही पनि महान छैन।
 14 तपाईँ परमेश्वर हुनुहुन्छ जसले अचम्मका कामहरू गर्नु हुन्छ।
 तपाईँले मानिसहरूलाई आफ्नो महान शक्तिहरू देखाउनु भयो।
 15 तपाईँको शक्तिले मानिसहरूलाई बचाउनु भयो
 तपाईँले याकूब र यूसुफका सन्तानहरूलाई बचाउनु भयो।
 16 परमेश्वर, पानीले तपाईँलाई देख्यो र भयभित भयो।
 गहिरो पानी भएका ठाउँहरू पनि डरले कामे।
 17 बाक्लो बादलहरूले पानी वर्षाए।
 मानिसहरूले डरलाग्दो उच्चबादलहरूमा
 बिजुली चम्केको देखे।
 18 त्यहाँ बिजुलीको गडगडाहट थियो,
 तब बिजुलीको चमकले संसार नै उज्यालो पार्थो
 अनि पृथ्वी कामन थाल्यो र थर्थर भयो।
 19 परमेश्वर, तपाईँ गहिरो पानी भएर हिंड्नु भयो तपाईँले गहन समुद्र पार गर्नुभयो,
 तर तपाईँले कुनै छाप छोड्नु भएन।
 20 तपाईँले आफ्ना भक्तजनहरूलाई भेडा सहर डोर्याउन
 मोशा र हास्नलाई खटाउनु भयो।

78

आसापको मस्किल भन्ने भजन।

- 1 मेरो मानिसहरू, मेरो उपदेशहरू ध्यान दिएर सुन।
 मैले भनेका कुराहरूमा ध्यान देऊ।
 2 म तिमीहरूलाई यो कथा भन्ने छु।
 म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु।
 3 हामीले ती कथाहरू सुन्थौ, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौ।
 हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए।
 4 अनि हामी त्यो कथा भुल्ने छैनौं।
 हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्।
 हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौं,
 अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।
 5 परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो।
 परमेश्वरले इसाएल लाई नियम दिनुभयो।
 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो।
 उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ।
 6 अनि आउने भावि सन्तानहरूले पनि यो नियमको बारेमा जान्नेछन्
 र तिनीहरू आफ्ना नानीहरूलाई सिकाउन सक्षम हुनेछन्।
 7 यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्।
 तिनीहरूले परमेश्वरका कार्यहरू भुल्ने छैनन्।
 तिनीहरूले परमेश्वरको आज्ञानुसार उहाँको नियमहरू पालन गर्नेछन्।
 8 यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका आज्ञाहरूको विषयमा बताए भने तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्।
 तिनीहरूका पिता-पुर्खाहरू परमेश्वरका विरुद्ध खडा भए र उहाँको आज्ञा पालन गर्न अस्वीकार गरे।

ती मानिसहरू हठी थिए।

तिनीहरू परमेश्वर प्रति विश्वासी थिएनन्।

- 9 एप्रैमबाट आएका मानिसहरूसँग हतियारहरू थिए,
तर तिनीहरू युद्धभूमिबाट भागे।
- 10 तिनीहरूले परमेश्वरसँग गरेको करार पालन गरेनन्।
तिनीहरूले उहाँका उपदेशहरू अस्वीकार गरे।
- 11 एप्रैमबाट आएका मानिसहरूले परमेश्वरले गर्नु भएको महान् कार्यहरू भूले।
तिनीहरूले परमेश्वरले प्रदर्शन गर्नु भएको ती अचम्म लाग्दा कार्यहरू बिर्सि।
- 12 परमेश्वरले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र अन्तर्गत सोअनमा,
आफ्ना महान् शक्तिहरू देखाउनु भयो।
- 13 परमेश्वरले लाल समुद्रलाई फार्नु भयो अनि मानिसहरूलाई पार गराउनु भयो।
पानी तिनीहरूका लागि दुवै तिर पक्का पर्खाल भएर उभिएको थियो।
- 14 प्रत्येक दिन परमेश्वरले तिनीहरूलाई अग्लो बादल सहित डोर्याउनु भयो।
अनि प्रत्येक रातभरि आगोको ज्वाला वा रौंको बालेर तिनीहरूलाई डोर्याउनु भयो।
- 15 परमेश्वरले चट्टानलाई मरुभूमिमा फोर्नु भयो।
जमीनको भित्री तहबाट उहाँले मानिसहरूलाई पानी दिनुभयो।
- 16 परमेश्वरले पानीका झरनाहरू नदीहरू सरह
चट्टानबाट ल्याउनु भयो।
- 17 तर मानिसहरूले उहाँकै विरुद्ध पाप अखिलमरूपले गरिरहे।
मरुभूमिसम्म तिनीहरू सर्वशक्तिमान् परमेश्वरको विरुद्ध नै उठे।
- 18 तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्न फैसला गरे।
तिनीहरूले परमेश्वरलाई खाना मागे तिनीहरूको तृप्त पार्न मात्रै।
- 19 तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने,
“के मरुभूमिमा परमेश्वरले हामीलाई खाना व्यवस्था गर्न सक्नु हुन्छ?
20 जब उहाँले चट्टानमा हिराउनुभयो, तेजले पानी बाहिर आयो र खोलाहरू बढेर आए।
निःसन्देह उहाँले हामीलाई केही रोटी र मासु दिन सक्नु हुन्छ!”
- 21 परमप्रभुले ती मानिसहरूले गरेका कुराहरू सुन्नु भयो।
परमेश्वर याकूबमाथि क्रोधित हुनुहुन्थ्यो।
इसाएल का मानिसहरूसँग क्रोधित हुनुहुन्थ्यो।
- 22 किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्।
तिनीहरूले परमेश्वरले नै बचाउनु हुन्छ भन्ने कुरामा विश्वास गर्दै गरेनन्।
- 23-24 ता पनि परमेश्वरले माथि बादलहरूलाई आज्ञा गर्नुभयो,
अनि तिनीहरूको निम्ति खानाको रूपमा मन्ना वर्षाउनु भयो।
आकाश ढोकाहरू जस्तै खोलियो
अनि आकाशका भण्डारबाट अन्न वर्षाउनु भयो।
- 25 मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए।
परमेश्वरले प्रशस्त मात्रामा सन्तुष्टपूर्ण खाद्यहरू तिनीहरूलाई पठाउनु भयो।
- 26 परमेश्वरले पूर्वीबाट बतास बहाउनु भयो।
उहाँले तिनीहरूमाथि आकाशबाट मासु वर्षाउनु भयो।
- 27 अनगन्ती चराहरू तिनीहरूको छाउनीमाथि झरे,
तिनीहरू समुद्रको बलुवा जस्तै थिए।
- 28 ती मानिसहरूका छाउनीका वरिपरि
र छाउनीको माझमा चराहरू झरे।
- 29 तिनीहरूलाई खाना प्रशस्त थियो,
तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो।
- 30 तिनीहरूले आफ्नो भोक खप्न सकेनन्।
यसकारण तिनीहरूले चराहरूको रगत ननिकाली क्वेल चरा खाए।
- 31 परमेश्वर ती मानिसहरूमाथि अत्यन्त रिसाउनु भयो, अनि ती मध्ये धेरै जनालाई मार्नु भयो।
परमेश्वरले धेरै हट्टाकष्ट युवाहरूलाई मृत्यु पट्टि ढाल्नुभयो।
- 32 तर पनि फेरि मानिसहरूले अन्न पाप गरी नै रहे।
परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्।
- 33 यसकारण तिनीहरूको जीवन,
महा-विपदसँग समाप्त पारिदिनु भयो।
- 34 जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू,
उहाँप्रति परिश्रमी हुँदै फर्के, तिनीहरूले परमेश्वर कै खोजी गरे।
- 35 तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ।
तिनीहरूले सम्झन्थे कि सर्वोच्च परमेश्वर नै तिनीहरूको उद्धारक हुनुहुन्छ।
- 36 तिनीहरूले उहाँलाई प्रेम गर्नु भने, तर झटो बोले।
तिनीहरू परमेश्वरसित इमान्दार थिएनन्।
- 37 तिनीहरूको हृदय परमेश्वरसँग थिएन।

- तिनीहरू करार* सँग आज्ञाकारी थिएनन्।
 38 तर परमेश्वर दयालु हुनुहुन्थ्यो।
 उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो।
 अनि तिनीहरूलाई विनाश गर्नु भएन।
 धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो,
 उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।
 39 परमेश्वरले तिनीहरूलाई बेकम्मा मानिस मात्र सम्झनु भयो।
 मानिसहरू हावाका झोकाहरू मात्र छन् जो बहन्छ र जाने गर्छ।
 40 उफ! यी नै मानिसहरूले मस्भूमिमा परमेश्वरलाई खूब कष्ट दिए।
 तिनीहरूले परमेश्वरलाई साँढे खिन्न पारे।
 41 घरि-घरि ती मानिसहरूले परमेश्वरको संयम कति छ भनेर जाँच गरिरहे।
 तिनीहरूले वास्तवमा इस्राएल का पवित्रलाई दुःख दिए।
 42 ती मानिसहरूले परमेश्वरको शक्तिलाई बिसर्से।
 तिनीहरूलाई उहाँले शत्रुहरूबाट बचाउनु भएको कुराहरू बिसर्से।
 43 तिनीहरूले मिश्र देशमा परमेश्वरले देखाउनु भएको अलौकिक कार्यहरू भुले
 अनि उहाँले जीवनमा गर्नु भएको आश्चर्यजनक कामहरू भुले।
 44 परमेश्वरले नदीहरूलाई रगतमा परिणत गराईदिनु भयो।
 जसले गर्दा मिश्र वासीहरूले पानी पिउन सकेनन्।
 45 परमेश्वरले फटेङ्ग्राहरू पठाउनु भयो।
 जसले मिश्रवासीहरूलाई टोके।
 परमेश्वरले भ्यागुताहरू पठाउनु भयो जसले मिश्रवासीहरूका जीवन नाश गरिदियो।
 46 परमेश्वरले झसिल्कीराहरू बालीमा पठाउनु भयो,
 अनि अन्य उद्विद्हरूमा सलहहरू पठाउनु भयो।
 47 परमेश्वरले तिनीहरूको अङ्गुरहरू असिनाद्वारा नष्ट गराउनु भयो।
 अनि हिम वर्षाद्वारा तिनीहरूको राम्रो अङ्गुरको झ्याङ्गाहरू नष्टपार्नु भयो।
 48 परमेश्वरले अस्वस्थताले तिनीहरूको पशुहरू मारुनुभयो
 र चर्याङ्गले गाई-वस्तुहरू मारिदिनु भयो।
 49 परमेश्वरले आफ्नो क्रोध मिश्रवासीहरूलाई देखाउनु भयो।
 उहाँले आफ्ना ध्वंस गर्ने दूतहरू तिनीहरूको विस्फोट पठाउनु भयो।
 50 परमेश्वरले आफ्ना क्रोध देखाउने बाटो पाउनु भयो।
 उहाँले कसैलाई पनि जिउँदो रहन दिनु भएन,
 डरालागदो बिमारका कारणले तिनीहरूलाई मर्न लगाउनु भयो।
 51 परमेश्वरले मिश्रवासीहरूका प्रथम जन्मने सन्तानलाई मारुनु भयो।
 उहाँले हामको पहिले जन्मने सन्तानलाई मारुनु भयो।
 52 त्यसपछि परमेश्वरले इस्राएललाई गोठालोले झै डोर्‍याउनु भयो।
 उहाँले तिनीहरूलाई मस्भूमिमा भेडा झै डोर्‍याउनु भयो।
 53 उहाँले आफ्ना मानिसहरूलाई सुरक्षित ठाउँमा लैजानु भयो।
 उहाँका मानिसहरू डराउने कुनै कामै थिएन।
 परमेश्वरले आफ्ना शत्रुहरूलाई लाल समुद्रमा डुबाई दिनुभयो।
 54 परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँकै पवित्र स्थानतिर डोर्‍याउनु भयो,
 उहाँले आफ्ना मानिसहरूलाई आफ्नो शक्तिले बनाउनु भएको पर्वत तिर डोर्‍याउनु भयो।
 55 परमेश्वरले अन्य जातिहरूलाई त्यो ठाउँ छोडन वाध्य गराउनु भयो।
 परमेश्वरले प्रत्येक इस्राएली परिवारलाई तिनीहरूकै भूमि अंश दिनुभयो।
 उहाँले तिनीहरूको परिवार समूहलाई आफ्नो आफ्नै घरमा पुनर्वास गराउनु भयो।
 56 तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई जाँच अनि उहाँको विरोधमा लगातार बिद्रोह गरे।
 तिनीहरूले उहाँका आज्ञाहरू पालन गरेनन्।
 57 इस्राएल का मानिसहरू परमप्रभु परमेश्वरबाट विमुख भई टाढा गए।
 तिनीहरूका पिता-पुर्खाहरूले जस्तै तिनीहरूले पनि गरे।
 तिनीहरूले झटारो पर्यैकिं जस्तै व्यवहार गरे।
 58 इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए।
 तिनीहरूले मिथ्या देवताहरूका सालिगहरू बनाए र परमेश्वरलाई ईर्ष्यालु बनाए।
 59 परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो।
 अनि उहाँले इस्राएल लाई पूर्णत रङ्ग गर्नुभयो।
 60 उहाँले शीलौमा भएको पवित्र पाललाई त्यागी दिनुभयो।
 परमेश्वर मानिसहरू माझ पालमा बसु भयो।
 61 परमेश्वरले आफ्नो मानिसहरूलाई अरु जातिद्वारा पक्राउनु भयो।
 शत्रुहरूले उहाँको "सुन्दर रत्न" लगे।
 62 परमेश्वरले आफ्ना मानिसहरूलाई क्रोध देखाउनु भयो।

* 78:37: करार चेटो ढुङ्गामा लेखिएको "दश आज्ञाहरू" जून इस्राएल का मानिसहरू र परमेश्वर माझ एक करार पत्र हो।
 पर्यैकिन्च त्यो सीधा जमीन माथि जान्छ र हावामा हटात बाँगिन्छ, कोही-कोही बेला त्यो झटारो पर्यैकिने मानिसमाथि नै पर्न आँडोछ।

† 78:57: झटारो पर्यैकिने जब त्यो आकाश तिर सोझो

- उहाँले युद्धमा तिनीहरूलाई मर्न छाडी दिनुभयो।
 63 जवान पुरुषहरू जलेर मरे,
 अनि केटीहरूले विवाहको गीत गाउन पाएनन्।
 64 पूजाहारीहरू मारिदिए,
 तर विधवाहरू तिनीहरूका निम्ति रोएनन्।
 65 अन्तमा, निन्दामा हिँडीरहने मानिस जस्तै,
 धेरै मद पिएको सिपाही जस्तै,
 हाम्रो स्वामी व्यथित भयो।
 66 परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेर पछि हटाउनु भयो।
 उहाँले शत्रुहरूलाई हराएर सदाको निम्ति अपमानित गर्नुभयो।
 67 तर परमेश्वरले यसुफको परिवारलाई रद्द गर्नुभयो।
 उहाँले एषमको परिवारलाई पनि ग्रहण गर्नु भएन।
 68 अहँ, परमेश्वरले यहूदाको परिवारलाई चिन्नु भयो।
 परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चिन्नु भयो।
 69 परमेश्वरले त्यो उच्च पर्वतमा आफ्नो मन्दिर बनाउनु भयो।
 परमेश्वरले आफ्नो पवित्र मन्दिर पृथ्वी झै सदा सर्वदाको निम्ति बनाउनु भयो।
 70 परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो।
 दाऊदले भेडागोठ सम्हाली रहेका थिए, तर परमेश्वरले उनलाई त्यस कामबाट टाढो लैजानु भयो।
 71 दाऊदले भेडागोठ हेरचाह गरिरहेका थिए, तर परमेश्वरले दाऊदलाई उहाँका आफ्ना मानिसहरूलाई हेरचाह गर्ने काम सुम्पनु भयो।
 याकूबका मानिसहरूलाई हेरचाह गर्ने, इस्राएल का मानिसहरूलाई हेरचाह गर्ने, परमेश्वरको सम्पत्ति हेरचाह गर्ने काम सुम्पनु भयो।
 72 दाऊदले आफ्नो शूद्र हृदयले तिनीहरूलाई डोर्थाए।
 खुब सतर्कपूर्ण अगुवाई गरे।

79

आसापको स्तुतिगान।

- 1 हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए।
 ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काइदिए
 तिनीहरूले यरूशलेमलाई भनावशेष बनाई छोडे।
 2 शत्रुले तपाईंका दासहरू र भक्तजनहरूका शरीरहरू जङ्गली चराहरूले
 र जङ्गली जनावरहरूले खाओस् भनी छाडिदिए।
 3 परमेश्वर, ती शत्रुले पानी सरह रगत नबग्नेजेल सम्म तपाईंका मानिसहरू मारे।
 ती मृत शरीरहरू गाड्नलाई सम्म कोही पनि भएनन्।
 4 हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे।
 हाम्रो चरित्तर भएका मानिसहरू हामीमाथि हँसेर हाम्रो खिल्ली उडाए।
 5 हे परमेश्वर, के तपाईं हामीसँग सधैंको निम्ति रिसाउनु हुनेछ?
 के तपाईंको बलिया भवनाहरू* आगो झै अनवरत झल्दछ?
 6 हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस जुन सम्प्रदायले तपाईंलाई चिन्दैन।
 तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस जसले सहायताको निम्ति तपाईंको नाउ पुकार्दैन।
 7 ती सम्प्रदायहरूले याकूबलाई
 र उसको देशलाई ध्वंश पारे।
 8 हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्।
 चाँडै आफ्नो कृपादृष्टि हामीलाई देखाउनु होस
 कारण हामीहरू असहाय अनि अभाव ग्रस्त छौं।
 9 हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्! बचाउनु होस्
 र त्यसले तपाईंको नाउमा गौरव ल्याउनेछ।
 तपाईंको असल नाउ सुनाउंको लागि,
 हामीलाई बचाउनु होस् र हाम्रो पापहरू मेटाइदिनु होस्।
 10 अन्य सम्प्रदायहरूले हामीलाई यसो नभनोस्,
 “तिम्रो परमेश्वर कहाँ छ? के उसले तिमीहरूलाई सहायता गर्न सक्तैन?”
 परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन्छन्, यसकारण हामी त्यो हेर्न चाहन्छौं।
 तिनीहरूलाई दण्ड दिनुहोस जसले तपाईंको दासहरू मारी दिए।
 11 कैदीहरूको आर्तनादलाई दया गरेर सुनी दिनुहोस्!
 परमेश्वर, तपाईंको महाशक्ति प्रयोग गरेर ती मानिसहरूलाई बचाउनुहोस् जसलाई मृत्युदण्ड दिइएकोछ।
 12 हे परमेश्वर, तिनीहरूले हामीमाथि गरेको कर्मको निम्ति
 हाम्रा वरिपरि भएका मानिसहरूलाई सातौं पल्ट दण्ड दिनुहोस्।
 तपाईंको अपमान गर्ने ती मानिसहरूलाई दण्ड दिनुहोस्।
 13 हामी तपाईंका मानिसहरू हौं। तपाईंको बथानका हामी भेडाहरू हौं।
 हामी तपाईंको सधैं प्रशंसा गर्दछौं,

* 79:5: बलिया भवनाहरू हिब्रू भाषामा अर्थमा कुनै पनि खुशी, ईश्वर्यारं र प्रेमको प्रगाढ भावना हुँदछ।

परमेश्वर, हामी सदा-सर्वदाको लागि तपाईंको प्रशंसा गर्नेछौं।

80

प्रमुख संगीतकारलाई: करारको लिलिको रागमा। असापको स्तुति-गीत।

1 हे इस्त्राएल का भेडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्।

तपाईंले यूसुफका भेडाहरू डोर्याउनु भयो।

तपाईं करुब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ।

हामी तपाईंलाई हेर्छौं।

2 इस्त्राएल का भेडावाला, तपाईंको महानता ती एप्रैम, बिन्यामीन र मनाशशेलाई देखाउनु होस्।

आएर हामीलाई बचाउनु होस्।

3 परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस्।

हामीलाई स्वीकार गर्नुहोस्, र बचाउनु होस्।

4 परमप्रभु परमेश्वर, सर्वशक्तिमान परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ?

के हामी प्रति तपाईं सधैं रिसाउनु हुने छ?

5 तपाईंले आफ्ना मानिसहरूलाई आँसु खुवाउनु भयो।
तपाईंले तिनीहरूलाई प्रशस्त आँसु खान दिनु भएको छ।

त्यो आँसु तिनीहरूको पिउने पानी भयो।

6 ती छिमेकीहरूसँग लडनलाई तपाईं केही त गर्नुहोस्

हाम्रा शत्रुहरू हामी प्रति हौँसदछन्।

7 हे सर्वशक्तिमान परमेश्वर,

हामीलाई फेरि स्वीकार गर्नुहोस् र बचाउनु होस्।

8 बितेका दिनहरूमा, तपाईंले हामीहरूलाई महत्वपूर्ण विरुवा जस्तो स्याहानुर भयो।

तपाईंले मिश्रबाट तपाईंको “अङ्गुरको झ्याङ्ग” ल्याउनु भयो।

तपाईंले “अरुहरूलाई” यो जमीन छोड्न वाध्य गराउनु भयो,

अनि तपाईंले यहाँ “अङ्गुरको झ्याङ्ग” रोप्नु भयो।

9 तपाईंले “अङ्गुर” रोप्नलाई जमीन तयार गर्नुभयो।

तपाईंले यसका जराहरूको निम्ति ध्यान दिनुभयो।

चौँडै सम्पूर्ण जमीनमा अङ्गुरको झ्याङ्ग फैलियो।

10 यसले पर्वतहरू ढाकेर गयो।

यसको पातहरूले नीमका रूखहरू सम्म छेकियो।

11 यसको अङ्गुरहरू भूमध्य सागर सम्म फैलियो।

यसको लहराहरू युफ्रेटिस नदी तर्फ फैलिएर गए।

12 हे परमेश्वर, किन तपाईंले पर्खालहरू तानेर झार्नु भयो जसले तपाईंको “अङ्गुरको रूखलाई” सुरक्षा दिन्छ?

अब बाटो हिँडनेहरूले पनि यसको अङ्गुरहरू टिप्नेछन्।

13 जङ्गली सुङ्गुरहरू आउँदछ र तपाईंको “अङ्गुरको झ्याङ्गमाथि” हिँड्दछ।

जङ्गली पशुहरू आएर त्यसको पातहरू खाँदछ।

14 हे, सर्वशक्तिमान परमेश्वर, फर्की आउनुहोस्।

स्वर्गबाट तपाईंको “अङ्गुरको झ्याङ्गलाई” तल हेर्नुहोस् अनि रक्षा गर्नुहोस्।

15 हे परमेश्वर, तपाईंको आफ्नै हातहरूले रोप्नु भएको “अङ्गुरको बोटलाई” हेर्नुहोस्।

तपाईंले आफ्नै निम्ति बढाएको पौधाहरू हेर्नुहोस्।

16 तपाईंको “अङ्गुरका बोटहरू” सुख्खा गोबर जस्तै आगोमा छन्।

तपाईं यसमा रिसाउनु भयो र नष्ट पार्नुभयो।

17 परमेश्वर, मानिस कहाँ पुग्नु होस् जो तपाईंको दाहिने पट्टि उभिनु भएको छ।

तपाईंले उठाउनु भएको मानिसकहाँ पुग्नु होस्।

18 उहाँले तपाईंलाई फेरि छाड्नु हुन्न,

उहाँलाई बाँच्न दिनेोस् अनि उहाँले तपाईंको नाउँको उपासना गर्नेछन्।

19 सर्वशक्तिमान परमप्रभु परमेश्वर, हामी भएकहाँ फर्की आउनु होस्,

हामीलाई ग्रहण गर्नुहोस् र हामीलाई बचाउनु होस्।

81

प्रमुख संगीतकारलाई: गिलीथ को रागमा। आसापको भजन।

1 खुशी हो र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ, भनी गीत गाऊ।

इस्त्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।

2 संगीत प्रारम्भ गर।

खैजडीहरू बजाऊ।

सुरमय वीणा बजाऊ।

- 3 जब हाप्रो विश्राम शुरू हुन्छ।
पूर्णमा लागेको बेला तुरही फुक, औसी परेको बेला नरसिङ्ग फुक।
- 4 त्यो इसाएल का मानिसहरूको निम्ति नियम हो।
परमेश्वरले याक्बलाई आज्ञा दिनुभयो।
- 5 जब परमेश्वरले यूसुफलाई मिश्रबाट निकाली ल्याउनु भयो
परमेश्वरले उनीसित यो करार गर्नुभयो।
मिश्रमा हामीले नजानेको भाषा सुन्यौं।
- 6 परमेश्वर भन्दहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ।
मैले तिमीहरूको कर्मीको ढोको तिमीहरूको हातबाट लिए।
7 तिम्रा मानिसहरू संकटमा थिए।
तिनीहरूले गुहार मोगे र मैले मुक्त पारेँ।
तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ।
त्यहीबाट मैले जवाफ दिएँ,
मैले तिनीहरूलाई मरीबाको* पानीद्वारा जाँच गरे।”
- 8 “मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन।
म तिमीहरूलाई मेरो करार-वचन दिनेछु।
इसाएल, कृपया मेरो कुरा ध्यानले सुन।
- 9 कुनै पनि कुत्रिम देवताहरू नमान
जुन विदेशीहरूले मान्दछन्।
- 10 म, परमप्रभु, तिमीहरूको परमेश्वर हूँ,
मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ।
इसाएल, तिमीहरू मुख खोल
अनि म खुवाउने छु।
- 11 “तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ।
इसाएल ले मेरो आज्ञा पालन गरेन।
- 12 यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ,
इसाएल ले आफ्नो मनले चाहेको गर्यो।
- 13 यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए
अनि मेरो तरिका अनुसार बसेको भए।
- 14 तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ।
म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इसाएल मा संकटहरू ल्याउँदछ।
- 15 परमप्रभुका शत्रुहरू डरले काम्छन्।
तिनीहरूलाई सदा दण्ड दिनेछ।
- 16 परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गर्नु दिनुभयो।
चटानले† तप्त नहुञ्जेल सम्म तिनीहरूलाई मह दिए।”

82

आसापको एउटा भजन।

- 1 परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ।
उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।
- 2 परमेश्वर भन्दहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ?
कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौ?”
- 3 “गरीब र दुहरा-दुहरी मानिसहरूको रक्षा गर।
ती गरीब मानिसहरूका अधिकारको रक्षा गर।
- 4 ती गरीब र असहाय मानिसहरूलाई सहयोग गर।
दुष्ट मानिसहरूबाट तिनीहरूलाई बँचऊ।
- 5 “तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्।
तिनीहरू बुझ्दैनन्।
तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्,
तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्थ्यो वा झर्दै गइरहेछ।”
- 6 म सर्वशक्तिमान परमेश्वर भन्दछु,
“तिमीहरू देवताहरू, सर्वशक्तिमान परमेश्वरको छोराहरू हो।
- 7 तर तिमीहरू मर्नेछौ
जसरी अन्य अगुवाहरू मर्दछन्।”

* 81:7: मरीबा यो एक ठाउँको नाउँ हो। जहाँ मोशाले लड्थे हिर्काए पानी निकालेका थिए।

† 81:16: चटानले परमेश्वरको यो अर्को नाम हो “सुरक्षाको ढाउँ।”

8 हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्ता हुनुहोस्।
तपाईं सबै जातिहरूमा अगुवा हुनुहोस्।

83

आसापले रचेको एउटा स्तुतिगान।

- 1 हे परमेश्वर, चुपचाप नबसुहोस्!
तपाईंको कानहरू नधुनु होस्,
कृपया केही त भन्नु होस्, परमेश्वर।
- 2 परमेश्वर, तपाईंका शत्रुहरूले तपाईंके विरुद्ध योजनाहरू बनाउँदैछन्
अनि तिनीहरूले चडि आक्रमण गर्नेछन्।
- 3 तिनीहरूले तपाईंका प्रिय मानिसहरूको विरुद्ध गुप्त योजनाहरू बनाउँदैछन्।
तपाईंका शत्रुहरूले ती तपाईंके प्रिय मानिसहरूको विषयमा नै योजनाहरू बनाउँदै छन्।
- 4 ती शत्रुहरू भन्दैछन्, “आएर, तिनीहरूलाई पूर्णतः ध्वस्त गरीदिउँ।
तब कसैले पनि ‘इश्राएल को’ नाम समेत कहिल्यै सम्झना गर्नेछैन।”
- 5 परमेश्वर, तिनीहरू आपसमा एकजुट भएका छन्
तपाईं र तपाईंको करार विरुद्ध लडाईं गर्नलाई जुन तपाईंले हामीसँग गर्नु भएको थियो।
- 6-7 ती शत्रुहरू हामीसँग लडनलाई एकजुट भएका छन् प्रदोम, इश्राएली मानिसहरू, मोआब
अनि हागारका भावी सन्तानहरू, गलाबीहरू, अमालेकीहरू, एमालीहरू, पलिशतीहरू, अनि टायरमा बसे जनसमूह।
ती सबै हामीसँग लड्नलाई एकजुट भएकाछन्।
- 8 असिरियनहरू समेत तिनीहरूसँग मिल्न पुगे।
तिनीहरूले लूतका सन्तानहरूलाई अति शक्तिशाली बनाए।
- 9 परमेश्वर, तिनीहरूलाई मिधानीहरूलाई झै परास्त पारिदिनु होस्,
सिसरा र याबीनहरूलाई किसोन नदीको किनार परास्त पारे झै पार्नुहोस्।
- 10 तपाईंले तिनीहरूलाई एन्दोरमा परास्त पार्नुभयो।
अनि तिनीहरूका सारा शरीरहरू भूईंमा सडी रह्यो।
- 11 परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्।
ओरेव र जीवमा जे गर्नु भएथ्यो त्यसै गर्नुहोस्।
जेबह र सलमुन्नामा जे गर्नु भएथ्यो, त्यसै गर्नुहोस्।
- 12 हे परमेश्वर, ती मानिसहरूले हामीलाई
तपाईंको यो जमीनबाट खेद चाहन्छन्।
- 13 तिनीहरूलाई हावाले उडाएर लैजान।
मरीजूना उद्दिद् जस्तै बनाई दिनुहोस्,
हावाले पराललाई छिन्नभिन्न पारे जस्तै तिनीहरूलाई पनि छिन्न-भिन्न पारिदिनु होस्।
- 14 जङ्गलमा आगो लागे झै ती शत्रुहरूलाई ध्वंस पारिदिनु होस्।
डडेलोले पहाडहरू जलाए झै नाश गरिदिनुहोस्।
- 15 हे परमेश्वर, जसरी तीब्र आँधीले धूलो उडाउँछ तिनीहरूलाई पनि त्यसरी नै खेदाउनुहोस्।
हल्लाउँदै तिनीहरूलाई तूफान जस्तै टाढा-टाढा उडाई खेदी दिनुहोस्।
- 16 परमेश्वर, तिनीहरूलाई सताउनु होस् ताकि तिनीहरू वास्तवमा कमजोर नै छन् भन्ने बोध होस्।
त्यसपछि तिनीहरूले तपाईंको नाउँलाई उपासना गर्नेछन्।
- 17 हे परमेश्वर, तिनीहरूलाई भयग्रस्त पार्नुहोस् अनि सदाको निम्ति लज्जित तुल्याउनु होस्।
तिनीहरूलाई अपमानित तुल्याउनु होस् अनि ध्वंस पार्नु होस्।
- 18 तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्।
तिनीहरूले तपाईंको नाम यहीवा भनेर जान्नेछन्,
तपाईं सर्वोच्च परमेश्वर भनेर जान्ने छन्।
सारा संसारका परमेश्वर भनेर चिन्ने छन्।

84

प्रमुख संगीतकारलाई: गित्तित भन्ने रागमा कोरह परिवारहरूको एउटा भजन।

- 1 हे सेनाहरूका परमप्रभु! तपाईंको मन्दिर सच्चिचि नै प्रिय छ।
- 2 हे परमप्रभु, म तपाईंको मन्दिर भित्र पस् इच्छा गर्दछु।
म एकदमै उत्तेजित छु।
मेरा प्रत्येक अंग शाश्वत परमेश्वरसँग लिप्त हुन चाहन्छन्।
- 3 हे सेनाहरूका परमप्रभु, मेरो राजा, मेरो परमेश्वर,
चराहरू सम्मले तपाईंको मन्दिरभित्र आश्रय पाए।
तपाईंको वेदीको छेउमा आफ्नो गूँड बनाउँछन्
अनि तिनीहरूले त्यही आफ्ना बच्चाहरू हुकाउँछन्।
- 4 तपाईंको मन्दिरमा बसे ती मानिसहरू भाग्यमानी हुन्।
तिनीहरूले तपाईंको प्रशंसा लगातार गरि रहेकाछन्।

- 5 मानिसहरू तपाईंको मन्दिरमा आफ्नो मनभरी हँषका गीतहरू लिएर आउँछन्,
तिनीहरू धेरै खुशी छन्।
- 6 तिनीहरू स्ने वेंसी भएर यात्र गर्दै आए,
जुन परमेश्वरले जलस्रोत बनाउनु भएको छ।
शरद ऋतुको वर्षाले ताल बनिन्छ।
- 7 ती मानिसहरू सियोन आउने शहरदेखि शहर भ्रमण गर्दै आए
जहाँ तिनीहरूले परमेश्वरलाई भेट्ने छन्।
- 8 हे सेनाहरूका परमेश्वर परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्
हे याकूबका परमेश्वर, मलाई ध्यान दिनुहोस्।
- 9 हे परमेश्वर, हाम्रो रक्षकको* रक्षा गर्नुहोस्,
तपाईंका अभिषिक्त राजाप्रति[†] कृपालु हुनु होस्।
- 10 हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन
अरू ठाउँका हजार दिनभन्दा उत्तम छ।
दृष्टहरूका घरमा बसुभन्दा
बरू मेरा परमेश्वरका मन्दिरको ढोके हुनलाई मलाई मन पर्छ।
- 11 परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ,
परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ।
जसले परमप्रभुको अनुसरण र आज्ञा पालन गर्दछ।
उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।
- 12 हे सेनाहरूका परमप्रभु,
मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।

85

प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको स्तुतिगान।

- 1 हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्।
याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्।
- 2 हे परमप्रभु, आफ्ना मानिसहरूलाई,
क्षमा गर्नुहोस् तिनीहरूका पापहरू मेटाई दिनुहोस्।
- 3 हे परमप्रभु, क्रोधीत हुनदेखि रोकिनु होस्,
पागल नबन्नु होस्।
- 4 हाम्रो परमेश्वर अनि रक्षक, हामीमा क्रोधी हुनदेखि रोकिनु होस्,
अनि हामीलाई फेरि ग्रहण गर्नुहोस्।
- 5 के तपाईं हामी संग सधैं क्रोधीत हुनुहुन्छ?
के तपाईंको क्रोध हामीहरूको छोरा-नाति सम्म रहनेछ?
- 6 दया गरी हामीलाई नयाँ जीवन दिनुहोस्!
तपाईंको मानिसहरूलाई खुशी बनाउनु होस्।
- 7 हे परमप्रभु! हामीलाई आपत्तिबाट बचाउनु होस्।
हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई प्रेम गर्नु हुन्छ।
- 8 उहाँले के भन्नुहुन्छ भनेर मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाए।
परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ।
यदि तिनीहरू पछि फर्केर मुखैताको बाटोमा हिडेनन् भने उनीहरूले शान्ति पाउने छन्।
- 9 परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउनु हुनेछ।
हामीहरू चाँडै इज्जतको साथ हाम्रा स्थानमा पसेछौं।
- 10 परमेश्वरको साँचो प्रेमान उनका सबै भक्तजनहरू भेट हुन्छन्।
धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।
- 11 पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्।
अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।
- 12 परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ,
अनि जमीनले धेरै अन्न उब्जाउनेछ।
- 13 धार्मिकताचाहिं परमेश्वरको अधि जान्छ,
र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।

86

दाऊदको प्रार्थना।

* 84:9: रक्षक शाब्दिक अर्थ "ढाल हो" जुन राजासँग सम्बन्धित छ।

† 84:9: अभिषिक्त राजाप्रति अभिषेक भएको वा परमेश्वरले नै छान्नुभएको व्यक्ति।

- 1 म दरिद्र र असहाय मानिस हूँ।
हे परमप्रभु, दया गरि मेरो प्रार्थना सुन्नुहोस्, अनि उतर दिनुहोस्।
- 2 हे परमप्रभु, म तपाईंको भक्त हूँ, दयागरी मलाई बचाउनु होस्।
म तपाईंको दास हूँ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ,
मेरो भरोसा तपाईंमा छ, मलाई रक्षा गर्नुहोस्।
- 3 मेरो स्वामी, ममाथि दया गर्नुहोस्।
म प्रत्येक क्षण तपाईंलाई नै प्रार्थना गरिरहेछु।
- 4 हे स्वामी, म मेरो जीवनलाई तपाईं कै हातमा सुम्पिन्छु।
मलाई उपयोगी बनाउनु होस्, म तपाईंको दास हूँ।
- 5 हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ।
तपाईंका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
- 6 परमप्रभु, मेरो प्रार्थना ग्रहण गर्नुहोस्।
कृपादानको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
- 7 परमप्रभु, म मेरो संकटको समयमा तपाईंलाई प्रार्थना गर्दछु,
म जान्दछु तपाईंले जवाफ दिनु हुनेछ।
- 8 हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन।
तपाईंले गर्नु भएको काम अरु कसैले गर्न सक्दैनन्।
- 9 स्वामी, तपाईंले प्रत्येक व्यक्तिलाई बनाउनु भयो।
तिनीहरू सबै जना आए र तपाईंलाई उपासना गर्छन्।
तिनीहरू सबै जनाले तपाईंको नामको सम्मान गर्छन्।
- 10 हे परमेश्वर, तपाईं महान हुनुहुन्छ।
तपाईं अद्भुत कार्यहरू गर्नुहुन्छ, तपाईं अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ।
- 11 हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्,
अनि म बोल्नेछु र सत्य पालन गर्नेछु।
मलाई मेरो जीवनको मुख्य चीज,
तपाईंको नाउमा पूजा गरिरहन सहायता गर्नु होस्।
- 12 हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछ।
मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु।
- 13 हे परमेश्वर, तपाईंसँग मप्रति कति बढता प्रेम छ?
तपाईंले मलाई मृत्युको मुखबाट बचाउनु भयो।
- 14 अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर।
निर्दयी झण्डका मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
अनि त्यस्ता मानिसहरूले तपाईंको इज्जत गर्दैनन्।
- 15 हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ।
तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
- 16 परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्।
म तपाईंको दास, हुँमलाई बल प्रदान गर्नुहोस्।
म तपाईंको दास हूँ, मलाई बचाउनु होस्।
- 17 परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्।
मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्।
त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।

87

कोरह परिवारहरूको एउटा भजन-स्तुतिगान।

- 1 परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।
2 परमप्रभुले इस्राएल का अन्य ठाउँहरू भन्दा सियोनका प्रवेशद्वारहरू मन पराउनु हुन्छ।
- 3 परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसा गरी कुराहरू गर्दछन्।
- 4 परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ।
ती मध्ये कतिपय मिश्र र बेबिलोनमा बस्दछन्।
ती मध्ये कतिपय फिलिस्तिয়া, टायर र एथियोपियामा पनि जन्मेका थिए।
- 5 परमेश्वरले सियोनमा जन्मेका
प्रत्येक मानिसलाई चिन्नु हुन्छ।
सर्वाच्च परमेश्वरले त्यो शहर बनाउनुभयो।
- 6 परमेश्वरले आफ्ना सबै मानिसहरूका सूची राख्नु भएको छ।
तिनीहरू कहाँ जन्मेका हुन् भन्ने कुरा परमेश्वरले जान्नु हुन्छ।
- 7 परमेश्वरका मानिसहरू खास छुट्टीहरू मान्नलाई यरूशलेम जाँदछन्।
रू सुखी छन्। तिनीहरू गाइरहेछन् र नाचिरहेछन्। तिनीहरू भन्दछन्,
“प्रत्येक असल कुराहरू यरूशलेमबाट आउँदछ।”

88

प्रभु संगीतकारलाई: पीडापूर्ण रोग बारे, एजी हेमानको मस्केल भन्ने एउटा भजन।

- 1 हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ,
रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।
- 2 मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्।
कृपादानको निम्ति मेरो प्रार्थना सुनी दिनुहोस्।
- 3 मेरो प्राणसँग प्रशस्त त्यस्तो पीडा छँदै थियो!
म चँडै मर्ने छु।
- 4 मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको
एकदम कमजोर मानिस जस्तो व्यवहार गर्दछन्।
- 5 मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्।
म चिहानमा लडिरहेको मुर्दा जस्तो छु।
- तपाईंले भुल्नु भएका मरिसकेका मानिसहरू माझ म एक हूँ।
तपाईंबाट अलग्ग म हेलचेक्राई भयो।
- 6 तपाईंले मलाई धर्तीको त्यो प्वालमा राख्नु भयो।
हो तपाईंले मलाई त्यस्तो अन्धकार ठाउँमा राख्नु भयो।
- 7 परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो,
अनि मलाई सजाय दिनुभयो।
- 8 मेरो साथीहरूले मलाई छाडी गए।
सबैले मलाई अछुत व्यक्ति जस्तो छिन्छि, दूर-दूर ब्यहावार गरे।
म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सकिँनथिएँ।
9 मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदौं-रूदौं पोल्न थालिसक्यो।
- हे परमप्रभु, म तपाईंलाई अटुट प्रार्थना गर्छु,
मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्।
- 10 हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आश्चर्य काम रचनुहुन्छ?
के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अहँ गर्दैनन्।
- 11 चिहानभित्र भएका मृत मानिसहरूले तपाईंको प्रेम बारे कुरा गर्न सक्ने छैनन्।
मृत मानिसहरूले मृतकहरूको संसारमा तपाईंको विश्वासको विषयमा भन्न सक्ने छैनन्।
- 12 मृत मानिसहरू अन्धकारमा लडिरहेका हुन्छन्, तपाईंले गर्नु भएका अचम्मका कुराहरू देख्न सक्दैनन्।
मृत मानिसहरूले बिसिएँको संसारमा तपाईंको धार्मिकताको कुरा गर्न सक्दैनन्।
- 13 हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु।
प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु।
- 14 हे परमप्रभु, किन तपाईंले मलाई त्यागनु भयो?
किन मेरो कुरा सुन्न अस्वीकार गर्नुहुन्छ?
- 15 युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ।
मैले तपाईंको क्रोध सहें, म असहाय छु।
- 16 हे परमप्रभु, तपाईं मसँग रिसाउनु भएको छ,
अनि सजायले मलाई मर्दि छ।
- 17 दुःखाई र पीडाहरू सधैं मसँग छन्,
म ती दुःखाई र पीडाहरूमा डुलीरहेको अनुभव गर्दछु।
- 18 हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्न मलाई बाध्य गराउनु भयो।
खाली अन्धकार मात्र मसँग रहेको छ।

89

एजी एथानबाट मस्केल भन्ने भजन।

- 1 म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु
र उहाँको विश्वासको प्रशंसा सदा-सर्वदा गर्नेछु।
- 2 हे परमप्रभु, म तपाईंमा सौँचो रूपमा विश्वास गर्दछु कि तपाईंको प्रेम अनवरत छ।
तपाईंको विश्वास आकाश झै व्यापक छ।
- 3 परमेश्वर भन्नुहुन्छ, “मैले चुनेका राजासँग करार गरेको छु,
मैले मेरो दास दाऊदसँग कसम खाएँ।
- 4 ‘दाऊद, म तिम्रो वंशलाई सदा सर्वदाको निम्ति स्थिर बनाउनेछु।
म तिम्रो राज्य सदा सर्वदाको निम्ति कायम गराउने छु।’ ”
- 5 हे परमप्रभु, तपाईंले आश्चर्यपूर्वक कुराहरू सजना गर्नु हुन्छ। जसको निम्ति तपाईंलाई आकाशहरूले पनि प्रशंसा गर्छन्।
मानिसहरू तपाईंमाथि आश्रित हुन सक्छन्। पवित्र स्वर्गदूतहरूको सभाले तपाईंको बारेमा गाउँदछ।

- 6 स्वर्गमा तपाईंको बराबरी हुने कोही पनि छैन।
कुनै पनि “देवता” परमप्रभुको तुलनामा आउन सक्तैन।
- 7 परमेश्वर पवित्र स्वर्गदत्तहरूसित सदा सर्वदा मिल्नु हुन्छ।
ती सबै स्वर्गदत्तहरू उहाँका हुन। तिनीहरू डराएर उहाँको श्रद्धा गर्दछन्,
तिनीहरू उहाँको सम्मानमा बस्दछन्।
- 8 हे सेनाहरूका परमप्रभु, परमेश्वर तपाईं जस्तो यहाँ अरू कोही छैन।
हामी पूर्णरूपले तपाईंमाथि भरोसा राख्छौं।
- 9 तपाईंले विशाल समुद्रको शक्तिशाली ज्वारभाटमाथि शाश्वत गर्नुहुन्छ।
तपाईं त्यसको छालहरूलाई शान्त पार्न सक्नु हुन्छ।
- 10 परमेश्वर तपाईंले राहबलाई डर देखाउनु भयो,
तपाईंको आफ्नै शक्तिशाली पाखुराहरूले तपाईंका शत्रुहरूलाई यत्रतत्र पारिदिनु भयो।
- 11 स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू तपाईंकै हुन्,
परमेश्वर तपाईंले संसार र यसका सबै थोकहरू सृजना गर्नुभयो।
- 12 उत्तर र दक्षिण दिशामा तपाईंले सारा थोकहरू सृजना गर्नुभयो।
ताबोर पर्वत र हर्मोन पर्वतले तपाईंकै नाउँको गूण-गान गर्दछन्।
- 13 हे परमेश्वर तपाईंसँग शक्ति छ।
तपाईंको शक्ति महान छ,
विजय तपाईंकै हो।
- 14 तपाईंको साम्राज्य सत्य र न्यायमाथि बनिएको छ।
प्रेम र विश्वास तपाईंको सिंहासनका दासहरू हुन्।
- 15 हे परमेश्वर, तपाईंका ईमान्दार भक्तजनहरू साँच्चि नै खुशी छन्।
तिनीहरू तपाईंको कृपाको प्रकाशमा बाँच्दछन्।
- 16 तपाईंको नाउँले तिनीहरूलाई सधैं खुशी पार्छ।
तिनीहरूले तपाईंको सदृशको प्रशंसा गर्दछन्।
- 17 तपाईं तिनीहरूका आश्चर्यमय बल हुनुहुन्छ।
तपाईंबटै उनीहरूको शक्ति आउदछन्।
- 18 परमप्रभु, तपाईं हाम्रो रक्षक हुनुहुन्छ।
इसाएल को एकमात्र पवित्र आत्मा हाम्रा राजा हुनुहुन्छ।
- 19 तपाईं आफ्ना भक्तजनहरूसँग दर्शनमा बोल्नु भयो अनि भन्नुभयो,
“मैले भीडबाट एकजना जवान केटोलाई छाने
अनि मैले त्यस जवानलाई मुख्य मानिस बनाएँ, मैले त्यस जवान सिपाहीलाई बलियो, बनाएँ।
- 20 मैले मेरो दास दाऊदलाई पाएँ
अनि मेरो विशिष्ट तेलले उसलाई अभिषेक गरेँ।
- 21 मैले दाऊदलाई आफ्नो दाहिने पाखुराले सहयोग गरेँ।
अनि मेरो शक्तिले, उसलाई बलियो बनाएँ।
- 22 शत्रुले, ‘चुनेका राजालाई’ पराजित गर्न सकेनन्।
दुष्ट मानिसहरूले उनलाई परास्त गर्न सकेनन्।
- 23 म तिनीहरूको शत्रुहरूलाई शेष पार्नेछु
र तिनीहरूको सल्लाहकारलाई तल पार्नेछु।
- 24 म सधैं आफूले छानेका राजालाई प्रेम र सहयोग गर्नेछु।
म उनलाई सधैं बलियो बनाउने छु।
- 25 मैले छानेका राजालाई समुद्रको अध्यक्ष नियुक्त गर्छु।
उसले नदीहरूमाथि नियन्त्रण गर्नेछ।
- 26 उसले मलाई भन्नेछ, तपाईं मेरो पिता हुनुहुन्छ।
तपाईं मेरो परमेश्वर, मेरो चटान, मेरो रक्षक हुनुहुन्छ।
- 27 अनि उसलाई म मेरो प्रथम जन्मने छोरो बनाउने छु।
ऊ नै पृथ्वीमा सबै भन्दा महान् राजा हुनेछ।
- 28 मेरो प्रेमले चुनिएका राजालाई सदा-सर्वदा रक्षा गर्नेछु।
तिनको र मेरो यो करार कहिल्यै समाप्त हुनेछैन।
- 29 उनका परिवारहरू अनवरत रहने छन्
जबसम्म स्वर्ग रहन्छ तबसम्म उनको राज्य रहनेछ।
- 30 यदि उनका सन्तानहरूले मेरो व्यवस्था मान्न छाडे यदि तिनीहरूले मेरो आज्ञा अमान्य गरे,
म तिनीहरूलाई दण्ड दिनेछु।
- 31 यदि छानिएका राजाका भावी सन्तानहरूले
मेरो नियमहरू भत्काउँदै मेरो आज्ञाहरू उल्टुधन गर्छन् भने,
32 तब म उनीहरूलाई कडा दण्ड दिनेछु।
म तिनीहरूका दुष्टकर्मको सजाय कोराले दिनेछु।
- 33 तर म ती मानिसहरूबाट माया मारेर टाढा जाने छैन।
म तिनीहरू प्रति सधैं विश्वासी रहने छु।

- 34 म दाऊदसँग भएको करार तोड्ने छैन।
म मेरो करार-वचन परिणत गर्नेछैन।
- 35 मेरो पवित्रतामा, उनीप्रति एक प्रतिज्ञा गरेको छु
अनि म दाऊद प्रति झटो हुने छैन।
- 36 दाऊदका सन्तानहरू अनवरत रहनेछन्।
रहुञ्जेल उनको राज्य रहने छ।
- 37 जून सरह, यो अनवरत चल्नेछ, त्यस करारको साक्षी आकाशहरू छन्,
त्यो करारमा भरोसा गर्न सकिन्छ।”
- 38 तर परमेश्वर तपाईं आफूले रोजेका राजाप्रति रिसाउनु भयो।
अनि उनलाई एकलै छाडी दिनु भयो।
- 39 तपाईंले आफ्नो करार अस्वीकार गर्नु भएकोछ।
तपाईंले राजाको मुकुट मैलामा फर्काइदिनु भयो।
- 40 तपाईंले राजाको शहरका भित्ताहरू भत्काई झार्नु भयो।
उनका सबै किल्लाहरू ध्वंश पार्नुभयो।
- 41 त्यताबाट भएर जाने मानिसहरूले उनका चीजहरू चोरे।
उनका छिमेकीहरूले उसलाई खिसी गरेर हौंसे।
- 42 तपाईंले त्यस्तो गरेर राजाका शत्रुहरूलाई खुशी बनाउनु भयो।
तपाईंले उनका शत्रुहरूलाई युद्ध जित्र दिनुभयो।
- 43 परमेश्वर, तपाईंले उनीहरूको रक्षा गर्दै सघाउनु भयो।
तपाईंले आफ्ना राजालाई युद्धमा सघाउनु भएन।
- 44 तपाईंले उनलाई जित्र दिनु भएन।
तपाईंले उनको राजगद्दी भईमा फर्काइदिनु भयो।
- 45 तपाईंले उनको जीवन घटाई दिनु भयो
तपाईंले उनलाई लज्जित पार्नुभयो।
- 46 हे परमप्रभु, यस्तो कहिले सम्म चल्ने हो?
के तपाईंले हामीलाई सधैं उपेक्षा गर्नुहुन्छ?
के तपाईंको क्रोध आगो जस्तो सधैं बल्ने हो?
- 47 याद गर्नुहोस् मेरो जीवन कति छोटो छ:
तपाईंले हामीलाई छोटो जीवन बाँचनलाई रचनुभयो।
- 48 कोही पनि बाँच्ने छैन
र कहिल्यै मर्दैन कोही पनि चिहानबाट भाग्न पाउने छैन।
- 49 हे परमेश्वर, तपाईंले विगतमा देखाउनु भएको प्रेम छे, कहाँ छ?
तपाईंले दाऊदको परिवार प्रति विश्वासी हुनेछु भनेर प्रतिज्ञा दिनु भयो।
- 50-51 हे स्वामी, कृपया याद गर्नुहोस्, मानिसहरूले कसरी तपाईंको दासलाई अपमान गरे।
हे परमप्रभु, मैले तपाईंका शत्रुहरूबाट ती सारा अपमानहरू सहनु पर्यो।
ती मानिसहरूले तपाईंले रोजेको राजाको अपमान गरे।
- 52 परमप्रभुको सदा सर्वदा प्रशंसा गर।
आमेन! आमेन!

चौथो भाग

90

(भजनसंग्रह 90-106)

परमेश्वरको जन, मोशाको प्रार्थना।

- 1 हे परमेश्वर, तपाईं पुस्तादेखि पुस्तासम्म हाम्रो वासस्थान हुनुभएको छ।
- 2 परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्थ्यो पर्वतहरूको समक्ष जहाँ जन्मिएका थियौं
अनि पृथ्वी र संसारको समक्ष जहाँ बनिएका थियौं।
परमेश्वर, तपाईं सधैं परमेश्वर रहनु भयो र सधैं हुनुहुने नै छ।
- 3 तपाईंले यस संसारमा मानिसहरू ल्याउनु हुन्छ
अनि पछि तिनीहरूलाई धलोमा परिणत गर्नुहुन्छ।
- 4 तपाईंको लागि हजारौं वर्षहरू पनि
हिजो बितेको रात जस्तै लाग्दछ।
- 5 हामीलाई कसिगर जस्तै बदार्नुहुन्छ।
हाम्रो जीवन बिहानै हराएर विलाई जाने सपना जस्तै छ।
हामी घाँस जस्तै छौं।
- 6 बिहान पख घाँस उग्रन्छ

- अनि बेलुकी यो ओइलाएर मछ।
 7 हे परमेश्वर, तपाईंको रीसले हामीलाई ध्वंश गर्न सकछ।
 तपाईंको क्रोधले हामीलाई भयभीत पार्दछ।
 8 तपाईं हाम्रो सबै पापहरू जान्नु हुन्छ।
 हे परमेश्वर, तपाईंले हाम्रो गुण पापहरू सबै देख्नुहुन्छ।
 9 तपाईंको क्रोधले हाम्रो जीवन समाप्त गर्न सकछ।
 कानैखुसी जस्तै हाम्रो जीवन धमिलिँदै जान्छ।
 10 हामी सतरी वर्षसम्म बाँच्न सक्यौं,
 यदि अझ बलियो भए असी वर्षसम्म बाँच्न सक्यौं।
 हाम्रो जीवन कठिन काम र पीडाले भरिएको छ।
 त्यसपछि अचानक हाम्रो जीवन सिद्धिएर जान्छ अनि हामी उडेर टाढा जान्छौं।
 11 हे परमेश्वर! वास्तवमा कसैले पनि तपाईंको क्रोधपूर्ण शक्तिलाई जान्दैन।
 तर हाम्रो डर र तपाईं प्रतिको आदर तपाईंको क्रोध जतिकै महान् छ।
 12 हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस,
 ताकि हामी साँच्चि नै जानी हुन सकौं।
 13 हे परमप्रभु, सधै हाम्रो पछाडि आउनुहोस।
 आफ्ना दासहरू प्रति दयालु हुनुहोस।
 14 प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस।
 हामी सुखी रहौं र रमाइलो जीवन बाँचौं।
 15 तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र संकटहरू दिनुभयो।
 अब हामीलाई खुशी वा सुखी पार्नुहोस।
 16 तपाईंका दासहरूले अन्धचर्यपूर्वक थोकहरू देख्नु जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ
 अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सक्नु।
 17 हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस।
 हामी जे काम गछौं त्यो फलदायक होस,
 हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्।

91

- 1 तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ।
 तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ।
 2 म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षा र मेरो किल्ला हुनुहुन्छ।
 मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”
 3 परमेश्वरले तिमीलाई लुप्त विपदहरू
 र डरलाग्दो बिमारीहरूबाट जोगाउनुहुन्छ।
 4 तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ।
 उहाँले तिमीहरूलाई रक्षा गर्नुहुनेछ जसरी एउटा चराले आफ्ना पखेटाहरू फिजाएर आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ।
 परमेश्वर तिमीहरूका सुरक्षाका लागि ढाल र पर्खालहरू जस्ता हुनुहुन्छ।
 5 तिमीहरू राती व्यर्थमा डराउने कामै छैन
 अनि दिनमा पनि तिमी आफ्ना शत्रुहरूको काँडहरूसित डराउने छैनौ।
 6 तिमी राती चलने रूढीदेखि
 र दिउँसो क्षय गर्ने नाशदेखि डराउने छैनौ।
 7 तपाईंले एक हजार शत्रुहरूलाई परास्त गर्नु हुनेछ।
 तपाईंको आफ्नै दाहिने हातले दश हजार शत्रुका सेनाहरूलाई परास्त पार्नेछ।
 ती शत्रुहरूले तपाईंलाई छुँदैन पनि।
 8 हेर मात्र, अनि तिमीले देख्ने छौ
 ती दुष्ट मानिसहरू दण्डित भएको।
 9 किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ।
 तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ।
 10 तिमीलाई केही नराम्रो हुनेछैन।
 त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन।
 11 परमेश्वरले तिमीहरूको लागि स्वर्गादूतहरूलाई आज्ञा दिनु हुनेछ, अनि तिनीहरूले तिमीहरूलाई जहाँ जादा पनि रक्षा गर्नेछन्।
 12 तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्,
 त्यसकारण तिमीहरूले आफ्नो खुट्टा दुइगामा बजार्नु पर्दैन।
 13 तिमीहरूले सिंहहरूमाथि
 र विषालु सर्पहरूमाथि हिंड्ने शक्ति पाउनेछौ।
 14 परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने, म उसलाई बचाउने छु
 जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।
 15 मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु
 म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु,

- म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।
 16 अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु
 अनि तिनीहरूलाई बचाउनेछु।”

92

विश्रामको दिनको निम्ति एउटा भजन-स्तुतिगान।

- 1 परमप्रभुको गुण-गान गर्नु असल कुरा हो।
सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।
- 2 बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो,
अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।
- 3 परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू
तपाईंको लागि बजाउनु असल कुरा हो।
- 4 हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई सौँच्चि नै खुशी बनाउनु भयो।
हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।
- 5 हे परमप्रभु तपाईंले कति महान् कुराहरू गर्नुभयो।
तपाईंका विचारहरू हामीलाई बुझ्न अति कठिन छ।
- 6 हामीसँग तपाईंको तुलना गर्दा मानिस जाति मूर्ख जनावरहरू जस्तै छन्।
हामी मूर्खहरू हौं जसले केही पनि बुझ्न सक्दैन।
- 7 दृष्ट मानिसहरू झारपातहरू जस्ता जहाँ-तहाँ उग्रन्छन्।
तर तिनीहरू सधैंको निम्ति नष्ट हुनेछन्।
तिनीहरू जे गर्छन् त्यो सदालाई विनिष्ट हुन्छ।
- 8 तर हे परमप्रभु, तपाईंलाई सदा आदर गरिनेछ।
- 9 हे परमप्रभु, तपाईंका सम्पूर्ण शत्रुहरू नाश हुनेछन्।
सम्पूर्ण ती मानिसहरू जसले पाप कामहरू गरे तिनीहरू नष्ट हुनेछन्।
- 10 तर तपाईंले मलाई बलियो बनाउनु भयो। म दरिलो सीङहरू भएको सँढे जस्तै हुनेछु।
तपाईंले खास कामको लागि मलाई रोज्नुभयो, तपाईंले आफ्ना ताजा तेलहरू ममाथि खन्याउनु भयो।
- 11 मैले मेरो शत्रुहरू वरिपरि भएको देखें। तिनीहरू मलाई आक्रमण गर्न तयार भएका विशाल सँढेहरू जस्ता छन्।
मेरो बारेमा तिनीहरूले के कुरा गरिरहेका छन् सो मैले सुनें।
- 12 असल मानिसहरू लेबानेनमा
परमप्रभुको मन्दिरमा रोपिएको देवदारु जस्ता छन्,
- 13 परमप्रभुको मन्दिरमा रोप्न लिएको धर्मी मानिसहरू
हाथो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेका छन्।
- 14 तिनीहरू बृद्ध भए तापनि
तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहने छन्।
- 15 तिनीहरू त्यहाँ हुनु नै परमप्रभु असल हुनुहुन्छ, भन्नलाई नै हो।
उहाँ मेरो चट्टान हुनुहुन्छ, अनि उहाँले अनुचित काम गर्नुहुन्छ।

93

- 1 परमप्रभु राजा हुनुहुन्छ।
उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ।
उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ,
यो नष्ट हुनेछैन।
- 2 परमेश्वर, तपाईंको राज्य सर्वदा चलने छ।
परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।
- 3 हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ।
जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
- 4 जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशाली छन्
तर परमप्रभु तिनीहरूमाथि अझ शक्तिशाली हुनुहुन्छ।
- 5 हे परमप्रभु, तपाईंको नियम सर्वदा चलने छ
तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।

94

- 1 हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसले मानिसहरूलाई दण्ड दिन्छ।
तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्।
- 2 तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ।
अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्।

- 3 हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलौंकी गर्नेछन्?
कहिले सम्म परमप्रभु?
- 4 कहिलेसम्म ती दुष्टकर्मीहरूले
तिनीहरूको भयंकर कामहरू गर्नेछन्?
- 5 हे परमप्रभु, तिनीहरूले तपाईंको मानिसहरूलाई कष्ट दिए।
तिनीहरूले नै तपाईंका मानिसहरूलाई दुःखी, पीडित बनाए।
- 6 ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधुवाहरू र परदेशीहरूलाई मारे।
तिनीहरूले माता-पिता नभएका नानीहरूलाई हत्या गरे।
- 7 अनि तिनीहरूले भने परमप्रभुले तिनीहरूले गरिरहेका नीच कामहरू देखेनन्।
तिनीहरूले भने कि इस्त्राएल का परमेश्वरले के भईरहेछ त्यो केही पनि जान्दैनन्।
- 8 तिमी अबुद्ध मानिसहरू तिमीहरूले ज्ञानी हुन्छौ?
हे मूर्खहरू हो तिमीहरू कहिले चेतनशील हुन्छौ?
तिमी पापी मानिसहरू अति हरिलशक छौ।
तिमीहरूले बुझ्नु नै पर्छ।
- 9 परमेश्वरले हाम्रो कानहरू बनाउनु भयो,
निश्चय नै जसले कान बनायो उसले सुन्न सक्नुहुन्छ।
परमेश्वरले आँखा बनाउनु भयो,
निश्चय नै के भईरहेको छ त्यो देख्न पनि सक्नुहुन्छ।
- 10 परमेश्वरले ती मानिसहरूलाई अनुशासनमा राख्नु हुनेछ।
ती मानिसहरूले के गर्नु पर्ने परमेश्वरले सिकाउनु हुनेछ।
- 11 मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ।
परमेश्वर जान्नुहुन्छ कि मानिसहरू हावाका झोका मात्र हुन्।
- 12 मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ।
परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँचे बाटो बताउनु हुनेछ।
- 13 हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ जो संकट आईपर्दा बिछिन्न हुँदछ।
जब सम्म ती दुष्ट मानिसहरूलाई चिहानमा पुरिदिन, त्यसलाई शान्ति बस्न तपाईंले सहायता गर्नु हुनेछ।
- 14 परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्न हुन्,
उहाँले तिनीहरूलाई सहयोग दिन छोडनुहुन्न।
- 15 न्याय फर्केर निर्मलतासित आउने छ।
अनि त्यहाँ असल, ईमानदारी मानिसहरू हुनेछन्।
- 16 कसैले पनि मलाई दुष्ट मानिसहरूको विरुद्ध लडन सघाएनन्।
कोही पनि मसँग ती नीच कर्म गर्ने मानिसहरूको विरुद्ध लडाईं गर्न उभिएनन्।
- 17 यदि परमप्रभुले मलाई सहायता नगर्नु भएको भए म
त्युद्धारा म मौन भइसकेको हुन्थे।
- 18 म जान्दछु कि म पतन हुन लागेको थिए,
तर परमप्रभुले आफ्नो चेलालाई सहायता गर्नुभयो।
- 19 म अत्यन्त चिन्तीत र हडबडिएको थिए
तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो।
- 20 परमेश्वर, कपटी न्यायकर्तालाई सहयोग नगर्नुहोस।
ती दुष्ट न्यायकर्ताहरूले साधारण जनताको लागि कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्।
- 21 त्यस्ता न्यायकर्ताहरूले असल मानिसहरूलाई आक्रमण गर्दछन्।
तिनीहरूलाई दोषी साबित गरेर मार्न लगाउँछन्।
- 22 तर मेरो परमप्रभु, उच्च पर्वतमाथि मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
परमेश्वर मेरो चट्टान हुनुहुन्छ मेरो सुरक्षाको ठाउँ।
- 23 परमेश्वरले भयंकर कार्य गर्ने ती दुष्ट न्यायकर्ताहरूलाई दण्ड दिनुहुनेछ।
परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ किनभने तिनीहरूले पाप गरे।
परमप्रभु हाम्रा परमेश्वरले ती पापी न्यायकर्ताहरूलाई नष्ट गर्नुहुनेछ।

95

विश्रामको दिनको निम्ति एउटा भजन-स्तुतिगान।

- 1 आऊ, परमप्रभुको गुण-गान गरौं।
चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बाँचायो।
- 2 परमप्रभु प्रति धन्यवादको गीत गाऊ।
उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ।
- 3 किनभने परमप्रभु नै महान परमेश्वर हुनुहुन्छ!
अन्य सारा "देवताहरू"लाई अधीनमा राख्ने उहाँ महान राजा हुनुहुन्छ।

- 4 गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।
 5 सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो,
 परमेश्वरले आफ्नै हातले सुकखा जमीनहरू बनाउनु भयो।
 6 आऊ, निर्हुरिए, उहाँको उपसना गरौं।
 जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।
 7 उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ
 अनि हामी उहाँका सन्तानहरू हौं।
 यदि हामीले उहाँको आवाज सन्धौं भने,

आज हामी उहाँका भेडा हौं।

- 8 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले मरीबामाको जङ्गलमा हुँदा झैं,
 अनि मस्साको मस्भूमिमा गरे झैं जिद्दी नगर।
 9 तिम्रा पिता-पुर्खाहरूले मलाई जाँच गरे, तिनीहरूले मलाई जाँचे,
 तर तिनीहरूले म के गर्न सक्थे भन्ने कुरा देखे।
 10 चालीस वर्षसम्म म ती मानिसहरू गन-गन सहेर बसें।
 अनि म जान्दथिएँ कि तिनीहरू आज्ञाकारी थिएनन्।
 तिनीहरूले मेरो शिक्षाहरू लिन अस्वीकार गरे।
 11 यसैले मेरो रीसमा तिनीहरू
 ‘मेरो विभ्रामको भूमिमा पसे छैनन्’ भनी मैले प्रतिज्ञा गरेँ।”

96

- 1 परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ,
 सारा संसारले परमप्रभु प्रति गीत गाउन्।
 2 परमप्रभु प्रति गाऊ, उहाँको नाउँको प्रशंसा गर!
 सुसमाचार भन, प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।
 3 परमप्रभु सौँचिने नै अद्भुत हुनुहुन्छ, भनेर मानिसहरूलाई भन, परमेश्वरले गर्नु हुने आश्चर्यचकित चीजहरूका विषयमा राष्ट्रहरू माझ भन।
 सृजना गर्नु हुने अचम्मका कामहरूको बारेमा मानिसहरूलाई भन।
 4 परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको योग्य हुनुहुन्छ।
 उहाँ अन्य सबै “देवताहरू”को भन्दा अझ उहाँकै डर राष्ट्र पर्छ।
 5 अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्।
 तर परमेश्वरले स्वर्ग बनाउनुभयो।
 6 उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ।
 परमेश्वरको पवित्र मन्दिरमा शक्ति र सौन्दर्य छ।
 7 परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा
 र महिमाको गीत गाऔं।
 8 परमप्रभुको नाउँको प्रशंसा गर
 आफ्ना बलिहरू ल्याऊ र मन्दिर तर्फ जाऊ।
 9 पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर।
 पृथ्वीमा प्रत्येक मानिसले परमप्रभुको उपासना गर।
 10 जाति-जातिहरूलाई घोषणा गर, परमप्रभु नै राजा हुन्,
 ताकि संसार नष्ट नहोस्।
 परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
 11 हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन!
 यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।
 12 खेतहरू र त्यसमा उब्जने प्रत्येक चीज, खुशी बन।
 जङ्गलका स्खहरू, गाऊ र खुशी बन!
 13 जव तिनीहरूले परमप्रभु आइँहेको देखेछन्,
 परमप्रभु संसारमा राजगर्न आउँदै हुनुहुन्छ,
 परमप्रभुले संसारमा भएका राज्यहरूमा
 पक्षपात नगरी न्याय र राज्य गर्नुहुनेछ।

97

- 1 परमप्रभुले राज गर्नु हुन्छ र पृथ्वी खुशी हो।
 सबै सुदूरतिरका देशहरू खुशी हुन्छन्।
 2 बाक्लो बादलहरूले परमप्रभुलाई घेरी राखेको छ।
 धर्म र न्यायले यस राज्यलाई बलियो बनाउँदछ।
 3 परमप्रभुको सामुन्नेबाट एउटा आकाश जाँदछ
 अनि उहाँका शत्रुहरूलाई नाश गर्दछ।
 4 उहाँको बिजुली आकाशमा झलाक-झिल्लिक चम्किन्छ।

- मानिसहरू यसलाई देख्छन् र डराउछन्।
 5 परमप्रभुको, समक्ष पर्वतहरू मैन जस्तो पलन्छन्,
 सारा पृथ्वीका स्वामीको सामुने।
 6 हे आकाश, उहाँको धार्मिकताको बारे बताऊ।
 ताकि परमेश्वरको महिमा सारा मानिसहरूले देख्न।
 7 मानिसहरू आफ्ना मूर्तिहरू पूजा गर्छन्।
 तिनीहरू आफ्ना “देवताहरूका” विषयमा घमण्ड गर्दछन्।
 तर ती मानिसहरू लज्जित हुनेछन्।
 तिनीहरूका “देवताहरू” शिर झुकाएर परमप्रभुलाई उपासना गर्नेछन्।
 8 हे सियोन, सुन अनि खुशी बन!
 हे यहूदाका शहरहरू, खुशी होऊ।
 किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।
 9 सर्वोच्च परमप्रभु, तपाईं नै वास्तवमा पृथ्वीका शासक हुनुहुन्छ।
 तपाईं अन्य “देवताहरू” भन्दा धेरै असल हुनुहुन्छ।
 10 मानिसहरू जसले परमप्रभुलाई प्रेम गर्दछ उसले दुष्टतालाई घृणा गर्छ।
 परमेश्वरले धूर्तहरूबाट उहाँका भक्तजनहरूलाई बचाउँनु हुँदछ।
 11 धर्मी मानिसहरूमा
 उज्यालो र खुशीयाली चम्कन्छ।
 12 धर्मी मानिसहरू, परमप्रभुमा खुशी रहौं!
 उहाँको पवित्र नाउको श्रद्धा गर!

98

एउटा भजन-प्रशंसाको गीत।

- 1 परमप्रभु प्रति नयाँ गीत गाऊ
 किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
 उहाँको पवित्र दाहिने पाखुराले
 उहाँलाई फेरि विजय तुल्यायो।
 2 परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो।
 परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
 3 उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए।
 सुदूर टाउमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
 4 हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर।
 प्रशंसाको गीत गाउन प्रारम्भ गर।
 5 परमप्रभुको प्रशंसा वीणा बजाएर गर।
 वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ।
 6 तुरही र कर्णालहरू बजाऊ,
 अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर।
 7 समुद्र र त्यहाँ भएका प्रत्येक कुराले,
 पृथ्वी र त्यसमा भएका प्रत्येक कुराले जोडले गाओस्।
 8 हे नदीहरू, आफ्ना हातहरूले थपपडी मार!
 पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाओ।
 9 परमप्रभुको सम्मुख गाऊ
 किनभने उहाँ संसारमा राज गर्न आइरहुनु भएको छ।
 उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ।
 उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।

99

- 1 परमप्रभु नै राजा हुनुहुन्छ,
 यसैले सारा जातिहरू डरले काम्छन्।
 परमेश्वर राजा सरह करूब स्वर्गद्वारहरूमा बस्नु हुन्छ।
 यसैले सारा संसार डरले काम्दछ।
 2 सियोनमा परमप्रभु महान् हुनुहुन्छ!
 उहाँ सम्पूर्ण मानिसहरूमाथि महान् अगुवा हुनुहुन्छ।
 3 सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गर्स्न्।
 परमेश्वरको नाउँ विस्मयकारक छ।
 परमेश्वर पवित्र हुनुहुन्छ।
 4 शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ।
 परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो।

- तपाईंले याकुबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।
 5 परमप्रभु हाम्रो परमेश्वरको प्रशंसा गर
 अनि उहाँको पवित्र पाउदानमा* दण्डवत गर।
 6 मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए।
 तिनीहरू मध्ये शम्शुल हुन जसले परमेश्वरको नाम पुकारे।
 तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे,
 अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
 7 परमेश्वर अग्ला बादलबाट बोल्नु भयो।
 तिनीहरूले उहाँको विधिहरू पालन गरे
 अनि परमेश्वरले तिनीहरूलाई नियम प्रदान गर्नुभयो।
 8 हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो।
 तपाईंले आफू क्षमादायी परमेश्वर अनि नीच काम गर्ने मानिसहरूलाई
 दण्ड दिनेको रूपमा दर्शाउनु भयो।
 9 हाम्रा परमप्रभु परमेश्वरको प्रशंसा गर।
 हाम्रो परमेश्वर सौँच्चि नै पवित्र हुनुहुन्छ।
 उहाँको पवित्र पर्वत तर्फ दण्डवत् गर।

100

धन्यवादको भजन।

- 1 हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
 2 परमप्रभुको सेवामा खुशी हो!
 खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ।
 3 परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
 उहाँले हामीलाई रचनु भयो
 अनि हामी उहाँका मानिसहरू हौं, हामी उहाँका भेडा हौं।
 4 उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
 उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ।
 उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
 5 परमप्रभु, भलो हुनुहुन्छ।
 उहाँको प्रेम अनन्त छ।
 हामी सदा सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!

101

दाऊदको भजन।

- 1 म प्रेम र निष्पक्ष न्यायको गीत गाउनेछु।
 परमप्रभु, म तपाईंको निम्ति गाउने छु।
 2 म सतर्कतासाथ शूद्र जीवन जिउनेछु।
 म मेरो घरमा शूद्र प्रकारले जिउनेछु।
 परमप्रभु तपाईं मकहाँ कहिले आउनुहुनेछ?
 3 म आफू समक्ष कुनै मतिहरू राख्ने छैन,
 म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरुद्ध जाँन्छ।
 म त्यस्तो गर्नेछैन!
 4 म ईमान्दार हुनेछु।
 म दृष्टपूर्ण कामहरू गर्नेछैन।
 5 यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराफ्रा कुराहरू गर्दछ भने,
 म त्यस मानिसलाई रोक्छु।
 आफूलाई घमण्ड गर्ने र अरू भन्दा म श्रेष्ठ छु भनेरसोच्नेहरूलाई
 म अनुमति दिनेछैन।
 6 म मानिसहरूलाई संसारभरि नै हेर्नेछु जसमाथि भरोसा गर्न सकिन्छ
 अनि तिनीहरूलाई मात्र मेरो सेवा गर्न दिन लाउने छु।
 खाली त्यस्ता मानिसहरू मात्र मेरो दासहरू हुन सक्छन् जो शूद्र जिउँदछ।
 7 म मेरो घरमा झूटाहरू बस्न दिने छैन।
 म झूट बोल्नेहरूलाई आफू नजिक बस्न दिने छैन।
 8 यस देशमा बसिरहेका दुष्ट मानिसहरूलाई सँधै नाश गर्नेछु।
 परमेश्वरको शहरबाट जानलाई म ती सब दुष्टहरूलाई वाध्य पार्नेछु।

* 99:5: पाउदान पाउदान मन्दिर तर्फको अर्थ हो।

102

पीडित मानिसको भजन।ऊ पीडित भए, परमप्रभुलाई दुःख पोख्छ।

- 1 हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्।
साथ पाउनलाई रोएको क्रन्दन सुनिदिनु होस्।
- 2 परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्। जब म संकटहरूमा झेलिएको हुन्छु मप्रति ध्यान दिनुहोस्।
जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु मलाई झट्टै जवाफ दिनुहोस्।
- 3 मेरो जीवन धुवौं जस्तो भई बित्दैछ।
मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ।
- 4 मेरो शक्ति क्षीण हुँदै गईसक्यो
म सुक्खा, ओईलिन्दै गई रहेको घाँस जस्तै छु।
मैले खान समेत भुली सकेको छु।
- 5 आफ्नो उदासीनताको कारणले गर्दा,
मेरो ओजन घटिरहेछ।
- 6 म मस्भूमिमा बसिरहेको लाटकोसेरो जस्तो एक्लो छु।
भवनहरूको भनावशेषमा बसे एक्लो लाटकोसेरो जस्तै छु।
- 7 म सुन्न सक्दिन।
म छानामा भएको एउटा एक्लो चरो जस्तो छु।
- 8 मेरा शत्रुहरूले मलाई लगातार अपमान गर्छन्।
तिनीहरूले मलाई खिसी गरे अनि सरापि।
- 9 मेरो ठूलो उदासीनता खाली मेरो भोजन हो।
मेरो आँसु मेरो पिउने बस्तु हो।
- 10 किनभने तपाईं ममाथि क्रोधित हुनुहुन्छ,
परमप्रभु, तपाईंले मलाई उठाउनु भयो अनि त्यसपछि मलाई पर्खाँकी दिनुभयो।
- 11 दिनको अन्तिम प्रहरमा लामो छायाँहरू जस्तो मेरो जीवन प्रायः सुकिसक्यो।
म सुक्खा र ओईलिएको घाँस सरह मर्दै जाँदैछु।
- 12 तर परमप्रभु, तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
तपाईंको नाउँ सदा सर्वदा र अनन्त सम्म रहनेछ।
- 13 तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ।
तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ।
- 14 तपाईंका दासहरूले उनको, दुइगाहरू मन पराउनेछ,
तिनीहरूले त्यो शहरको धूलोलाई सम्म मन पराउने छन्।
- 15 मानिसहरूले परमप्रभुको नाउँको उपासना गर्नेछन्। परमेश्वर,
पृथ्वीमा भएका राजाहरूले तपाईंलाई सम्मान गर्नेछन्।
- 16 परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ।
मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्।
- 17 परमेश्वरले जिउँदै छाड्नु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ।
परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ।
- 18 यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख
अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्।
- 19 परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ।
परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ।
- 20 अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ।
उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ।
- 21 तब सियोनका मानिसहरूले परमप्रभुको बारेमा भन्नेछन्।
तिनीहरूले उहाँको नाउँलाई यरूशलेममा प्रशंसा गर्नेछन्।
- 22 जातिहरू परस्परमा भेला हुनेछन्।
राज्यहरू परमप्रभुको सेवा गर्नलाई आउने छन्।
- 23 मेरो बलले मलाई नै असफल तुल्यायो।
मेरो जीवन छोटो भएर घट्यो।
- 24 यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्।
परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
- 25 धेरै वर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो।
तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो।
- 26 संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ।
तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्,
अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ।
तिनीहरू सबै परिवर्तित हुनेछन्।
- 27 तर तपाईं परमेश्वर, कहिल्यै बदलिनु हुन्न।

तपाईं सर्वदा जीवित रहनु हुन्छ।

- 28 हामी आज तपाईंका दासहरू हौं। हाम्रा नानीहरू यहाँ छन्।
अनि तिनीहरूका सन्तानहरू पनि यहाँ तपाईंको उपासना गर्नेहरू हुनेछन्।”

103

दाऊदको भजन।

- 1 मेरो आत्मा, परमप्रभुको प्रशंसा गर!
प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ।
- 2 हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर
अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।
- 3 परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ।
उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनु हुन्छ।
- 4 परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाउनु हुन्छ
अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ।
- 5 परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ।
उहाँले हाम्रो जवानीलाई
गर्भ जस्तो नयाँ तुल्याउनुहुन्छ।
- 6 परमप्रभु निष्पक्ष हुनुहुन्छ, परमेश्वरले मानिसहरू प्रति न्याय ल्याउनु हुन्छ,
जुन अन्य मानिसहरूबाट प्रतिघात भएको छ।
- 7 परमेश्वरले आफ्ना विधिहरू बारे मोशालाई बताउनु भयो।
परमेश्वरले उहाँको शक्तिशाली कामहरू इश्राएल का मानिसहरूलाई देखाउनु भयो।
- 8 परमप्रभु अनुग्रही र कर्णामय हुनुहुन्छ।
परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ।
- 9 परमप्रभुले सधैं आलोचना गर्नु हुन्न
परमप्रभु सधैं हामीसँग क्रोधित भएर बस्नु हुन्न।
- 10 हामीले परमेश्वरको विरुद्ध पाप गर्यौं।
तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन जसको लागि हामी योग्य थियौं।
- 11 परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा
पृथ्वीदिखि आकाशको उचाई जस्तै अग्लो छ।
- 12 अनि परमेश्वरले हाम्रो पापहरू
पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।
- 13 परमप्रभु आफ्ना भक्तजनहरूसँग त्यस्तो घेही हुनुहुन्छ
जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ।
- 14 परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ,
हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ।
- 15 हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ।
हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ।
- 16 परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फूलहरू जस्तै हौं। जुन फूलहरू छिट्टै हुकिन्छन्। त्यसपछि तातो बतासको झोका आएर मर्छन।
झट्टै तिमी भन्न सक्दैनौं कि फूल कहाँ फुलिनेथियो।
- 17 तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं माया गर्नुभयो
अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ।
परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ।
- 18 परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको करार पालन गर्छ।
परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको आदेश पालन गर्छन्।
- 19 परमेश्वरको सिंहासन स्वर्गमा छ।
अनि उहाँले सबै थोकमा शासन गर्नुहुन्छ।
- 20 हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर।
तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्।
तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौं।
- 21 हे उहाँका सबै सिपाहीहरू! परमप्रभुको प्रशंसा गर।
तिमीहरू उहाँको दासहरू हौ।
जो परमप्रभुले इच्छा गर्नुहुन्छ तिमीहरू त्यही काम गर्दछौ।
- 22 परमप्रभुले प्रत्येक थोक प्रत्येक ठाउँमा बनाउनु भयो। परमेश्वरले प्रत्येक ठाउँमा भएका सबै थोकहरूमा राज गर्नु हुन्छ,
अनि ती सबै थोकहरूले परमप्रभुको गुण-गाऊनु पर्छ।
हे मेरो प्राण परमप्रभुको गुण-गान गर!

104

- 1 हे मेरो आत्मा परमप्रभुको प्रशंसा गर।
हे परमप्रभु मेरो परमेश्वर, तपाईं महान हुनुहुन्छ!

- तपाईं आदर र महिमाले सजिएको हुनुहुन्छ।
 2 तपाईं ज्योति पहिरनु हुन्छ जसरी मानिसहरू पोशाक पहिरिन्छन्।
 तपाईं पर्दा जस्तै आकाशहरू फेलाउनु हुन्छ।
 3 परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो।
 तपाईंले बाक्लो बादलहरू रथ सरह चलाउनु भयो,
 अनि बतासको पखेटाहरूमा आकाश तरेर चढनुभयो।
 4 परमेश्वर, तपाईंले आफ्ना स्वर्गदूतहरू बतास* जस्ता
 अनि आफ्ना दासहरू आगो जस्तो बनाउनु भयो।
 5 हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो,
 यसैले यो ध्वंश हुने छैन।
 6 तपाईंले यसलाई वखले जस्तै पानीले ढाक्नु भयो।
 पानीले पर्वतहरू छोपीए।
 7 तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्क्रियो।
 परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।
 8 पानी पर्वतहरूबाट तल झुन थाल्यो, खडीहरूमा झर्दै
 र त्यसपछि ती ठाउँहरू तर्फ लाग्यो जुन तपाईंले बनाउनु भयो।
 9 तपाईंले समुद्रहरूको सीमा तयार पार्नु भयो
 ताकि पानी कहिल्यै पृथ्वी तर्फ उर्लैर ढाक्ने छैन।
 10 हे परमेश्वर, तपाईंले पानीलाई झरनाहरूबाट नदीहरूतिर बहने बनाउनु भयो।
 यो पर्वतहरूको जलस्रोतबाट तलतिर बहन्छ।
 11 नदीहरूको पानी सारा जङ्गली जनावरहरूको निम्ति हो
 अनि यहाँसम्म कि जङ्गली गधाहरू पनि यहाँ पानी पिउन आउँछन्।
 12 जङ्गली चरा-चुरूङ्गीहरू पोखरी भए तिर बस आउँदछन्।
 तिनीहरू छेउकै रूखका हाँगामा बसेर गाउँदछन्।
 13 परमेश्वरले वर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ।
 चीचहरू जुन परमेश्वरले सृष्टि गर्नुभयो र पृथ्वीलाई दिनु भयो ती त्यसैको आवश्यकता हुन्।
 14 परमेश्वरले पशुहरूको आहारको निम्ति घाँस उमार्नु भयो।
 उहाँले हामीलाई सागपातहरू रोप्नलाई दिनुभयो। जसलाई हामी हुर्काउने काम गर्छौं।
 ती सागपातहरूले पृथ्वीदेखि हामीलाई भोजन दिन्छन्।
 15 परमेश्वरले हामीलाई दिनु हुन्छ दाखरस जसले हामीलाई खुशी तुल्याउँछ,
 तेल जसले हाम्रो छाला नरम पार्दछ,
 अनि भोजन जसले हामीलाई बलियो बनाउँदछ।
 16 लबानोनको विशाल देवदारु रूखहरू परमप्रभुको सम्पत्ति हुन्।
 परमप्रभुले ती रूखहरू रोप्नु भयो अनि त्यसलाई आवश्यकता भरि पानी दिनु भयो।
 17 चरा-चुरूङ्गीहरूले त्यसैमा गुँड लगाउँछन् अनि त्यहाँ बस्छन्।
 सल्लाका रूखहरूमा सारसहरू फिजिएर बस्दछन्।
 18 उच्च पर्वतहरू जङ्गली बाख्राहरूको लागि घर हुन्।
 विशाल चट्टानहरू खरायोहरूको लागि लुक्ने ठाउँ हुन्।
 19 परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो।
 अनि घामले कहिले अस्ताउनु पर्छ त्यो जान्दछ।
 20 तपाईंले अन्धकार पार्नु भयो रात हुनलाई,
 त्यस समय जङ्गली पशुहरू बाहिर निस्कन्छन् र चारैतिर घुम्दछन्।
 21 सिंहहरूले आक्रमण गर्दा परमेश्वरलाई आहार मागे झै गरी गर्जन्छन्
 जुन उहाँले तिनीहरूको निम्ति व्यवस्था गरिदिनु हुन्छ।
 22 त्यसपछि घाम उदाउँछ, अनि पशुहरू आफ्ना घर तर्फ फर्कन्छ
 अनि विश्राम गर्दछन्।
 23 तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन्
 अनि सौँझ सम्म काम गरि रहन्छन्।
 24 हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो।
 पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ।
 हामी जतातै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।
 25 समुद्रमा हेर। त्यो कति ठूलो छ!
 अनगन्ती प्राणीहरूले त्यो भरिएको छ।
 त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्।

* 104:4: परमेश्वर ... बतास परमेश्वर तपाईंले आफ्नो दूतहरूलाई बतास जस्तै बनाउनु भयो। अथवा यसको अर्थ हुनसक्छ, "तपाईंले आफ्नो दूतलाई आत्मा बनाउनु भयो।"

- 26 त्यस समुद्रमा जहाजहरू चलदछ,
लिब्यातान समुद्रमा खेल्छ।
महा-सागरमा समुद्री प्राणी तपाईंले सृष्टि गर्नुभयो ।
- 27 परमेश्वर, ती सारा जीवित प्राणीहरू तपाईंमा आश्रित छन्
तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ।
- 28 परमेश्वर, तपाईंले सारा प्राणीहरूलाई भोजन दिनुहुन्छ।
तपाईंले आफ्ना हातहरू खोलेर, राम्रो पौष्टिक भोजन दिनुहुन्छ, अनि तप्त नहुञ्जेलसम्म तिनीहरू खान्छन्।
- 29 जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ
तिनीहरू भयभीत हुन्छन्।
तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन्
अनि तिनीहरूका शरीरहरू फेरि धूलोकण नै बन्दछन्।
- 30 तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ, तिनीहरू स्वस्थ हुन्छन्।
अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ।
- 31 परमप्रभुको महिमा अनवरत अनन्त रहिरहोस्!
उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।
- 32 परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिदा पनि त्यो कम्पन हुनेछ।
उहाँले पर्वतहरूलाई छोडदिदा मात्र तिनीहरूबाट धुवाँ उड्न थाल्छ।
- 33 मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु।
जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु।
- 34 भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुरी पार्नेछ।
म परमप्रभुसित खुरी छु।
- 35 पृथ्वीबाट पापहरू हटी जाओस्।
दुष्ट मानिसहरू सदाको लागि हराएर जाऊन।
- मेरो प्राणले परमप्रभुको जयजयकार गर्दछ।
परमप्रभुको प्रशंसा गर!

105

- 1 परमप्रभुलाई धन्यवाद देऊ। उहाँको नाउँ उपासना गर।
सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।
- 2 परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर।
उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ। जो उहाँले गर्नुहुन्छ।
- 3 परमप्रभुको पवित्र नाउँमा घमण्ड गर।
तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौ त्यसैले अब खुरी हो।
- 4 बल पाउनुलाई परमप्रभु कहाँ जाऊ।
सहायताको लागि सधैं उहाँकोमा जाऊ।
- 5 याद गर ती अचम्भका कुराहरू जुन उहाँले गर्नुहुन्छ।
याद गर उहाँका आश्चर्यकामहरू साथै उहाँका बुद्धिमानी निर्णयहरू।
- 6 तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हो।
तिमीहरू याकूबका सन्तानहरू हो, तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हो।
- 7 परमप्रभु नै हाम्रो परमेश्वर हुनुहुन्छ।
परमप्रभुले सारा संसारमा राज्य गर्नुहुन्छ।
- 8 परमेश्वरको करार पत्र सदा सर्वदा याद गर।
याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू!
- 9 परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो।
परमेश्वरले इसहाक प्रति प्रतिज्ञा राख्नु भएको थियो।
- 10 त्यसपछि याकूबको लागि यो नियम झैं बनाउनु भयो।
परमेश्वरले इस्राएल सँग करार गर्नु भएको थियो। यो सर्वदा रहिरहने छ।
- 11 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई कनानको देश दिनेछु।
त्यो देश तिमीहरूकै सम्पत्ति हुनेछ।”
- 12 परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो। जब अब्राहामका परिवारहरू स-साना थिए।
तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे।
- 13 तिनीहरू एक जातिदेखि अर्को जाति,
एक राज्य देखि अर्को राज्य हुँदै भ्रमण गर्दै हिंडे।
- 14 तर परमेश्वरले तिनीहरूप्रति अत्याचार गर्न दिनु भएन।
परमेश्वरले राजाहरूलाई पनि तिनीहरूलाई दुःख नदिनु भनेर चेताउनी दिनुभएको थियो।

- 15 परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ।
मेरो अगमवक्ताहरू प्रति अधमीं व्यवहार गर्दै नगर।”
- 16 परमेश्वरले त्यस देशमा अनिकाल पारिदिनु भयो।
मानिसहरूले खानलाई प्रशस्त भोजन पाएनन्।
- 17 तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो।
यूसुफ एक कमारा सरह बेचियो।
- 18 तिनीहरूले यूसुफका खट्टा वरिपरि डोरीले कसे।
तिनीहरूले उनको घाँटी वरिपरि फलामको घेरा हाली दिए।
- 19 उनले भनेका अगमवाणी कुराहरू सौँच्चे नहोउञ्जेल सम्म तिनी दास सरह नै भए।
परमप्रभुको सन्देशले प्रमाण गर्‍यो कि यूसुफ ठीक मानिस हो।
- 20 यसैले मिश्रका राजाले उनलाई मुक्त गरिदिए।
राष्ट्रका शासकले उनलाई जेल मुक्त गरिदिए।
- 21 उहाँले यूसुफलाई आफ्नो घरको जिम्मामा राखिदिए,
यूसुफले आफ्नो स्वामीको सबै सम्पत्तिमाथि हेरचाह गरे।
- 22 यूसुफले अन्य अगुवाहरूलाई निर्देश दिए।
यूसुफले बुढापाकाहरूलाई शिक्षा दिए।
- 23 तब इस्राएल मिश्र तर्फ आए,
याकूब हामको देशमा बसे।
- 24 याकूबको परिवार अत्यन्त बढेर गयो।
तिनीहरू आफ्ना शत्रुहरू भन्दा धेरै शक्तिशाली भए।
- 25 यसकारण मिश्रवासीहरूले याकूबको परिवारलाई हेला गर्न थाले।
तिनीहरूले उनीहरूका दासहरू विस्त्रु योजना तयार गर्न थाले।
- 26 यसैले परमेश्वरले आफ्ना दास मोशालाई पठाउनु भयो,
अनि उहाँले रोजेको पूजाहारी हारुनलाई पठाउनुभयो।
- 27 परमेश्वरले मोशा र हारुनको माध्यमद्वारा
हाम्रो देशमा धेरै आश्चर्यकामहरू देखाउनु भयो।
- 28 परमेश्वरले निक्खुर कालो अन्धकार पठाउनुभयो
तर मिश्रवासीहरूले उहाँलाई सुनेनन्।
- 29 यसैले परमेश्वरले पानीलाई रगतमा परिवर्तन गर्नुभयो,
अनि त्यहाँका सारा माछाहरू मरे।
- 30 तिनीहरूका देश भ्यागुतै भ्यागुताले भरियो।
राजाका सुत्रे कोठा पनि भ्यागुताहरू भरिए।
- 31 परमेश्वरले आज्ञा दिनुभयो, अनि झिंगाहरू र जुम्राहरू आउन थाले।
तिनीहरू चरितिर फैलिएर गए।
- 32 परमेश्वरले बर्षालाई असिनामा परिवर्तन गर्नुभयो।
बिजुलीको प्रहार तिनीहरूको देशभरि पर्योकियो।
- 33 परमेश्वरले तिनीहरूको अङ्गुरका र नेभराको रूखहरू ध्वंश पारी दिनुभयो।
परमेश्वरले सारा रूखहरू ध्वंश पारी दिनुभयो।
- 34 परमेश्वरले आज्ञा दिनुभयो, अनि सलहहरू र फटेङ्ग्राहरू आउन थाले।
तिनीहरू अनगन्ति थिए।
- 35 सलहहरू र फटेङ्ग्राहरूले देशका सारा उद्भिद्हरू खाएर नष्ट पारिदिए।
तिनीहरूले खेतका सारा अन्नबालीहरू खाई नष्ट पारिदिए।
- 36 त्यसपछि तिनीहरूको देशमा परमेश्वरले पहिलो जन्मेका प्रत्येक पुत्रलाई मारिदिनु भयो।
परमेश्वरले प्रत्येक पुरुषको शक्ति प्रमाणलाई नष्ट पार्नु भयो।
- 37 त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो।
तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए।
परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्।
- 38 परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए
किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए।
- 39 परमेश्वरले कम्बल जस्तो बादल फिजाई दिनुभयो।
परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो।
- 40 मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो।
परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो।
- 41 परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो अनि त्यहाँबाट भुलभुल पानी निस्क्यो।
मरुभूमिमा नदी बग्नु थाल्यो।
- 42 परमेश्वरले उहाँको वचन सम्झनु भयो।
परमेश्वरले आफ्ना दास अब्राहामसँग गर्नु भएको वचन सम्झनुभयो।
- 43 परमेश्वरले आफ्ना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो।
मानिसहरू खुशी र आनन्दले गाउँदै, गाउँदै निस्किए।
- 44 तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए।

परमेश्वरका मानिसहरूले अन्य मानिसहरूले गर्नु परेका परिश्रमका चीजहरू पाए।
45 परमेश्वरले त्यसो गर्नुभयो, किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सक्नुन।
यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सक्नुन।

परमप्रभुको प्रशंसा गर!

106

1 परमप्रभुको प्रशंसा गर!

परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ।

परमेश्वरको प्रेम अनन्त छ!

2 कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन।

कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन।

3 मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्।

ती मानिसहरूले सधैँभरि असल कामहरू गर्दछन्।

4 हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कपाल हुनुहुन्छ

मलाई पनि बचाउनु पर्छ भन्ने सम्झनु होस्।

5 हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस्

जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो।

मलाई तपाईंका मानिसहरूसित प्रफुलित हुन दिनुहोस्।

मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।

6 हामीले त्यस्तै पाप गर्थौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए।

हामी अन्यथोल्मा थियौं, हामीले अधर्म कामहरू गर्थौं।

7 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यकामहरूबाट

मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिक्नन्।

त्यहाँ लाल समुद्रद्वारा, हाम्रा पुर्खाहरू

तपाईंका विरुद्ध उपस्थित भए।

8 तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।

परमेश्वरले तिनीहरूलाई बचाएर आफ्नो महान् शक्ति देखाउनु भयो।

9 परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो।

परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरुभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।

10 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो!

परमेश्वरले तिनीहरूलाई शत्रुहरूबाट मुक्ति दिनुभयो।

11 परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो।

तिनीहरूका एउटै शत्रुहरूले पनि बाँच्न पाएनन्।

12 तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे।

तिनीहरूले उहाँप्रति गुण-गान गरे।

13 तर हाम्रा पिता-पुर्खाहरूले तुरुन्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्सि।

तिनीहरूले परमेश्वरको सल्लाहलाई ध्यान दिएनन्।

14 हाम्रा पिता-पुर्खाहरू मरुभूमिमा भोकाए

अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे।

15 तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो।

तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो।

16 मानिसहरू मोशादेखि डाह गर्न थाले।

तिनीहरू हारुन्देखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो।

17 यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो। धर्ती चिरिएर दातानलाई निलिदियो।

त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो।

18 तब त्यस भीडको माझमा आगो लाग्यो र त्यो आगोले ती

दुष्टहरूलाई जलाई दियो।

19 ती मानिसहरूले हरेक पर्वतमा सुनको बाछो बनाएर

तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे!

20 तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित

घाँस खाने बाछोको मूर्ति साटे।

21 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए।

जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो तिनीहरूले उहाँको बारेमा भुलिदिए।

22 परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो।

परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो!

- 23 परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो।
तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके।
परमेश्वर अत्यन्त रिसाउनु भयो, तर मानिसहरूमाथि परमेश्वरको रिस रोक्नुको निम्ति मोशाले बाटोहरू बन्द गरिदिए।
यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।
- 24 तर ती मानिसहरूले केना भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए।
तिनीहरूले त्यस ठाउँमा भएका मानिसहरूलाई परास्त पार्न परमेश्वरले सहायता गर्नुहुन्छ भनी भरोसा गरेनन्।
- 25 हाम्रा पिता-पुर्खाहरूले
परमेश्वरका वचन पालन गर्न अस्वीकार गरे।
- 26 तर तिनीहरूले आफ्नो परमेश्वरको विरोधमा नालिश गरे।
यसकारण परमेश्वरले शपथ लिनु भयो कि तिनीहरू मरुभूमिमा मर्नेछन्।
- 27 परमेश्वरले अन्य मानिसहरूले तिनीहरूका सन्तानहरूलाई परास्त गरोस् भनी वचन दिनुभयो
परमेश्वर हाम्रा पिता-पुर्खाहरूलाई आफ्नै सम्प्रदायहरू माझ तितर-बितर पार्न वचनबद्ध हुनुभयो।
- 28 त्यसपछि बाल-पोरमा, परमेश्वरका जनहरू बाललाई पूजन भनी त्यहाँ सम्मिलित भए।
परमेश्वरका मानिसहरू उत्सवमा सहभागी हुन पुगे र मरेका मानिसहरूका* नाउँमा चढाएका बलिहरू खाए।
- 29 परमेश्वर आफ्ना मानिसहरूमाथि भयंकर रूपमा क्रोधित भए
अनि तिनीहरूलाई डरलाग्दो बिमारी पारिदिनु भयो।
- 30 तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे।
अनि त्यो हैजा रोकियो।
- 31 पीनहासले उचित काम गरेको परमेश्वरलाई थाहा थियो।
परमेश्वरले उसलाई सदा-सर्वदा सम्झनु हुने छ।
- 32 मरीबामा मानिसहरूले परमेश्वरलाई क्रोधित बनाए।
अनि तिनीहरूले मोशालाई अधर्म काम गर्न लगाए।
- 33 ती मानिसहरूले मोशालाई दुःखीत गराए।
नसोचिकन मोशा बोले।
- 34 परमप्रभुले अन्य जातिहरूलाई ध्वंस पार्न मानिसहरूलाई आज्ञा दिनु भयो।
तर इस्राएल का मानिसहरूले उहाँको आज्ञा पालन गरेनन्।
- 35 तिनीहरू अरू जातिहरूसँग मिसिए,
अनि अरू जातिहरूले जे गर्दै थिए त्यही गरे।
- 36 ती मानिसहरू परमेश्वरका मानिसहरूका लागि एक पासो नै भए।
उहाँका भक्तजनहरूले पनि अन्य मानिसहरूले जस्तै कृत्रिम देवताहरू पूजन थाले।
- 37 उहाँका भक्तजनहरूले आफ्ना नानीहरू सम्म मारे,
अनि त्यो भूतहरूलाई बलि चढाए।
- 38 उहाँका भक्तजनहरूले निर्दोष मानिसहरू मारे।
तिनीहरूले आफ्नै छोरा-छोरीहरू मारे
अनि ती कृत्रिम देवताहरूलाई भोग चढाए।
- 39 यसकारण परमेश्वरका मानिसहरू अरू-जातिहरू जस्तै पापहरूले दूषित भए।
उहाँका मानिसहरू परमेश्वर प्रति आज्ञाकारी भएनन् अनि अरू जातिहरूले जे अधर्म सिकाए त्यही कामहरू गरे।
- 40 परमेश्वर आफ्ना भक्तजनहरूमा क्रोधित हुनु भयो।
उहाँ तिनीहरूसँग दिक्क हुनुभयो।
- 41 परमेश्वरले आफ्ना मानिसहरू अन्य जातिहरूलाई सम्पन्न भयो।
शत्रुहरूले नै उनीहरूमा राज गरीस-भनेर उहाँले छोडी दिनुभयो।
- 42 उहाँका मानिसहरूका शत्रुहरूले तिनीहरूलाई नियन्त्रणमा राखे
अनि तिनीहरूको जीवन कठिन पारिदिए।
- 43 परमेश्वरले आफ्ना मानिसहरूलाई धेरै पल्ट बचाइदिनु भयो।
तर तिनीहरू उहाँकै विरुद्ध उठे अनि आफ्ना इच्छा अनुसार काम गरे।
तिनीहरूले धेरै भन्दा धेरै अनुचित कामहरू गरे।
- 44 तर जब-जब परमेश्वरका मानिसहरूमा संकट आई पर्यो तिनीहरूले परमेश्वरलाई सहायता माग्दथे
अनि उहाँले प्रत्येक पल्ट तिनीहरूको प्रार्थना सुनीदिनु हुन्थ्यो।
- 45 परमेश्वरले आफ्ना करार सधैं याद गर्नुहुन्थ्यो
र तिनीहरूलाई स-प्रेम सान्त्वना दिनु हुन्थ्यो।
- 46 अन्य जातिहरूले तिनीहरूलाई कैदीहरू जस्तो लगे
तब परमेश्वरले तिनीहरू प्रति टिठाउने बनाई दिनुभयो।
- 47 हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस।
परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो।
यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्थौं।
यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्थौं।

* 106:28: मरेका मानिसहरूका देवताहरू जो जीवित थिएनन्।

48 इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं।
परमेश्वर सधै रहनु हुन्छ, उहाँ सधै नै रहनुहुने छ।
अनि सारा मानिसहरूले भने,

“आमेन! परमप्रभुको प्रशंसा गर!”

पाँचौं भाग

107

(भजनसंग्रह 107-150)

- 1 परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ।
उहाँको प्रेम सधै रहन्छ।
- 2 यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो, प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो।
परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो।
- 3 परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देश देशबाट सँगै भेला गर्नुभयो।
उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाट सँगै भेला ल्याउनु भयो।
- 4 तिनीहरूमा कतिपय सुख्खा मस्भूमिमा छोडिए।
तिनीहरूले बस्ने ठाउँ खोजिरहेका थिए।
तर तिनीहरूले कुनै शहर भेटाएनन्।
- 5 तिनीहरू भोका र प्यासा थिए
अनि कमजोर हुँदै गइरहेका थिए।
- 6 त्यसखि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे।
अनि उहाँले तिनीहरूलाई संकटहरूबाट जोगाउनु भयो।
- 7 परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो जहाँ तिमीहरू बस्न पाउँथे।
- 8 उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका
आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।
- 9 परमेश्वरले अतृप्त आत्मालाई तृप्त पार्नु भयो।
परमेश्वरले भोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो।
- 10 परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए,
झ्यालखानको अंधारो कोठाहरूमा बन्दी थिए।
- 11 किनभने तिनीहरू परमेश्वरले भनेका कुराहरूका विरुद्ध लडेका थिए।
तिनीहरूले सर्वोच्च परमेश्वरबाट आएका सल्लाहहरू प्रति कानै थापेनन्।
- 12 परमेश्वरले तिनीहरूकै कुकर्मको कारणले गर्दा
उनीहरूका जीवन जीउन कठिन पारिदिनु भयो।
तिनीहरू ठेस लागेर लडे
अनि त्यहाँ तिनीहरूलाई साथ दिने कोही पनि थिएन।
- 13 ती मानिसहरूलाई संकटहरूमा फँसाइयो। यसैकारण, तिनीहरूले परमेश्वरलाई गुहार मागे
अनि उहाँले तिनीहरूलाई संकटबाट बचाउनु भयो।
- 14 कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो।
तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो।
- 15 उहाँको अनन्त प्रेम र मानिसहरूको निम्ति उहाँले सृजना गर्नु भएको
आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।
- 16 हाम्रा शत्रुहरूलाई नाश गर्न परमप्रभुले हामीलाई सहायता दिनुभयो, परमेश्वरले तिनीहरूको काँसाको मूल ढोका भत्काउन सक्नुहुन्छ।
परमेश्वरले तिनीहरूका फलामका बारहरू टुक्रा-टुक्रा पारिदिन सक्नुहुन्छ।
- 17 कतिपय मानिसहरूले आफ्ना पापहरू र दोषहरूद्वारा आफैलाई मूर्ख बनाए।
उनीहरूले गरेको दुष्ट कामको निम्ति उनीहरूले कष्ट भोगे।
- 18 ती मानिसहरूले खान पनि रूचाउँदैनन्
अनि तिनीहरू प्रायः मर्छन्।
- 19 तिनीहरू संकटहरूमा थिए, यसैले सहयोगको निम्ति परमेश्वरलाई गुहार मागे
र उहाँले तिनीहरूलाई ती संकटहरूबाट बचाउनु भयो।
- 20 परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए।
यसकारण ती मानिसहरू चिहानबाट बाँचे।
- 21 परमप्रभुको अनन्त प्रेम
अनि मानिसहरूका निम्ति उहाँले सृजना गर्नु भएको आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
- 22 उहाँप्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर
अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर। खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ।
- 23 कतिपय मानिसहरू जहाजमा तेर समुद्र पारी पुगे।

- तिनीहरूका कर्मले नै तिनीहरूलाई महासागर पार तार्यो।
 24 ती मानिसहरूले परमेश्वरले के गर्न सक्नु हुन्छ भन्ने कुरा देखे।
 तिनीहरूले समुद्रमा गर्नु भएको उहाँको अद्भुत कामहरू देखे।
 25 परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो।
 छालहरू उच्च भन्दा उच्च हुँदै गए।
 26 ती छालहरूले तिनीहरूलाई उठाएर आकाशमा पुर्याए
 अनि गहिरो समुद्रमा झारिदिए।
 तूफान एकदम भयंकर थियो ती मानिसहरूको साहस हराएर गयो।
 27 तिनीहरू धरमरिहका थिए अनि मातेको मानिस सरह पछारिए,
 माझी रूपमा तिनीहरूको कुशलता बेकार भयो।
 28 तिनीहरू संकटहरूले घेरिए, यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे।
 अनि उहाँले ती संकटहरूबाट तिनीहरूलाई बचाउनु भयो।
 29 परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो।
 अनि छालहरूलाई शान्त पार्नुभयो।
 30 माझीहरू खुशी भए किनभने समुद्र शान्त थियो।
 अनि परमेश्वरले तिनीहरू जहाँ जान चाहन्थे त्यहाँ जोगाएर लैजानु भयो।
 31 उहाँको प्रेम र मानिसहरूको लागि उहाँले सृजना गर्नु भएको
 आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
 32 महासभामा परमेश्वरको प्रशंसा गर।
 बृढा-प्रधानहरू सँगै भेला भएको बेला उहाँको प्रशंसा गर।
 33 परमेश्वरले नदीहरूलाई पनि मरुभूमिमा परिवर्तन गर्नुभयो।
 परमेश्वरले झरनाहरू बहनुदेखि रोकिदिनु भयो।
 34 परमेश्वरले मलिलो भूमिलाई काम नलाग्ने नुनिलो जमीन बनाई दिनुभयो।
 किनभने ती दुष्ट मानिसहरूले गर्दा हो, जो त्यस ठाउँमा बसीरहेका थिए।
 35 परमेश्वरले मरुभूमिलाई पानीको पोखरीमा परिवर्तन गर्नुभयो।
 परमेश्वरले बाँझो जमीनमा पानीको मूल फुटाउनु भयो।
 36 परमेश्वरले भोकाएका मानिसहरूलाई राम्रो ठाउँमा लानुभयो।
 अनि तिनीहरूले आफ्नो निम्ति शहर बसाए।
 37 ती मानिसहरूले त्यस धर्तीमा बिजन छरे। तिनीहरूले त्यहाँ अङ्गुरको खेती गरे।
 अनि तिनीहरूले असल बाली पाउन सके।
 38 परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनु भयो। तिनीहरूका सन्तानहरू बढे।
 तिनीहरूका अधिक भन्दा अधिक पशुहरू भए।
 39 घोर विपत्ति र संकटहरूले गर्दा
 तिनीहरूका परिवारहरू सानो र कमजोर भए।
 40 परमेश्वरले तिनीहरूका शासकहरूलाई लाज्जित र व्याकुल पार्नु भयो।
 उहाँले तिनीहरूलाई मरुभूमिमा भडकिहिडने बनाउनु भयो जहाँ कुनै बाटो छैन।
 41 त्यसपछि परमेश्वरले ती गरिब मानिसहरूलाई तिनीहरूको दुःखबाट मुक्ति दिनुभयो।
 अनि तिनीहरूका परिवारहरू भेडाका बथानहरू जस्ता विशाल हुँदै गए।
 42 असल मानिसहरूले त्यसलाई देख्छन् अनि तिनीहरू आनन्दित हुन्छन्
 तर दुष्ट मानिसहरूले त्यसलाई देखे पछि अनुहार खुम्च्याउँछन्।
 43 यदि कुनै मानिस ज्ञानी छ भने उसले यी कुराहरू सम्झने छ।
 परमेश्वरको प्रेम के हो, त्यसपछि मात्र उसले वास्तविक रूपमा बुझ्न थाल्नेछ।

108

दाऊदको एउटा स्तुतिगीत।

- 1 हे परमेश्वर, म आत्मा र हृदय सहित
 स्तुति-गीतहरू गाऊन तयार छु।
 हे मेरो आत्मा, तँ उठ!
 2 साङ्गीतहरू वीणाहरू उठ!
 अनि अरूहरूलाई उठाऊ!
 3 हे परमेश्वर, हामी तपाईंलाई
 जातिहरू माझ गुण-गान गर्नेछौं।
 4 परमप्रभु! तपाईंको प्रेम आकाशभन्दा पनि उच्च छ।
 तपाईंको सत्यता उच्चतम बादल भन्दा पनि उच्च छ।
 5 हे परमेश्वर, आकाशभन्दा पनि माथि उठनुहोस्!
 सारा संसारले तपाईंको महिमालाई देखोस्।
 6 हे परमेश्वर, आफ्ना मित्रहरू बचाउनलाई मेरो प्रार्थनाको प्रत्युत्तर दिनुहोस्।
 अनि तपाईंको महान् शक्ति बचाउनलाई प्रयोग गर्नुहोस्।

- 7 परमेश्वर उहाँको मन्दिरमा बोल्नु भयो:
 “म युद्ध जित्ने छु अनि विजयी भएँ प्रफुल्लित हुनेछु।
 म यो धर्ती आफ्ना मानिसहरूको माझमा भाग गरेर बाँडिदिने छु।
 शेकम तिनीहरूलाई दिनेछु।
 म तिनीहरूलाई सुक्कोत बैसी दिनेछु।
- 8 गिलाद र मनस्से मेरो हुनेछ।
 एषैम मेरो शिरकवज हुनेछ,
 यहदा मेरो राजदण्ड हुनेछ।
- 9 मोआब मेरो खुट्टा धुने टूलो गर्दुवा हुनेछ,
 एदोम मेरो जुताहरू बोक्ने दास हुनेछ,
 म पलिस्तेलाई परास्त गर्ने छु अनि विजय भएको खुसीमा कराउने छु।”
- 10-11 तर तपाईंले हामीलाई त्यागेर जानु भयो!
 तपाईं हाम्रा सेनाहरूसँग जानु भएन!
 कसले मलाई शत्रुहरूको किल्लातिर लैजाने हो?
 कसले मलाई एदोमको विरुद्ध लडाइँ गर्न लैजाने हो?
 12 हे परमेश्वर, हाम्रा शत्रुहरू नाश गर्नलाई साथ दिनुहोस्।
 मानिसहरूले हामीलाई सघाउन सक्दैनन।
- 13 परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ।
 परमेश्वरले हाम्रा शत्रुहरू पराजित गर्न सक्नु हुन्छ।

109

- प्रमुख संगीतकारलाई: दाऊदको भजन।
- 1 हे परमेश्वर, म तपाईंको प्रशंसा गर्छु!
 मेरो प्रार्थनाहरूको लागि कान नथुनु होला।
- 2 दुष्ट मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनिरहेका छन्।
 तिनीहरूले भनेका कुराहरू सत्य होइनन्।
- 3 मानिसहरूले मेरो बारेमा उपेक्षामूलक कुराहरू गर्दछन्।
 मानिसहरूले विनाकारण ममाथि आक्रामण गर्दछन्।
- 4 मैले तिनीहरूलाई प्रेम गरेँ तर तिनीहरूले मलाई घृणा गरेँ।
 यसैले अब म तपाईंलाई प्रार्थना गरिरहेछु।
- 5 मैले ती मानिसहरूको लागि राम्रो कामहरू गरेँ ।
 तर तिनीहरूले मप्रति अनुचित कामहरू गरेँ ।
- म तिनीहरूलाई प्रेम गर्छु
 तर तिनीहरूले मलाई घृणा गर्छन्।
- 6 मेरो शत्रुलाई उसको कुकार्यका लागि दण्ड दिनुहोस्।
 उनी गल्ती हुन भनी प्रमाण गर्न मानिस खोज्नु होस्।
- 7 न्यायकर्ताले मेरो शत्रु गल्तीमा छन् भनेर निर्णय दिओस् अनि उसलाई दोषी प्रमाण गरोस्।
 मेरो शत्रुले भनेका सबै कुराहरू उनीहरूमाथि नै परोस्।
- 8 मेरो शत्रु चिड्दै मरोस्।
 अर्को कसैले उसको स्थान पाओस्।
- 9 मेरो शत्रुका छोरा-छोरीहरू टुहुरा-टुछुरी होऊन र तिनका पत्नी विधवा होऊन।
- 10 तिनीहरूले आफ्ना घरहरू छोड्नु परोस्
 र तिनीहरू भिखारी भई जाऊन।
- 11 मानिसहरूले मेरो शत्रुको पिशा-स्फियाँ, जे-जति सम्पत्तिहरू छन् सबै लगिदिवोस्।
 परदेशीहरूले उनले गर्ने काम सबै लैजाऊन।
- 12 भरोसा गर्छु मेरो शत्रुप्रति कोही पनि कृपालु छैनन्।
 भरोसा गर्दछु कसैले पनि त्यसको नानीहरू प्रति दया दशाउँदैनन्।
- 13 मेरो शत्रुहरूलाई पूर्णरूपले ध्वंश गर्नाोस्।
 अर्को आउने त्यसको सन्तानले चारैतिर बाट नाउँ सम्म हटाई दियोस्।
- 14 भरोसा छ परमप्रभुले मेरो शत्रुको पिताका पापहरूलाई स्मरण गर्नुहुनेछ।
 अनि भरोसा छ उसकी आमाले गरेका पापहरू कहिल्यै मेटिन्दैन।
- 15 भरोसा छ परमप्रभुले ती पापहरू कहिल्यै बिसर्नु हुनेछैन।
 अनि शत्रुलाई पूर्ण प्रकारले भुल्नलाई परमप्रभुले मानिसहरूलाई वाध्य गर्नु हुनेछ।
- 16 किनभने त्यस दुष्ट मानिसले कहिल्यै राम्रो काम गरेन।
 त्यसले कसैलाई प्रेम गरेन,
 त्यसले दीन-दुःखीको जीवन कठिन र असहाय बनाई दियो।
- 17 त्यस दुष्ट मानिसले अरूकोलागि

- नराम्रो होस भन्ने इच्छा गर्यो अनि सराप्यो।
त्यसले कहिल्यै पनि अरुहरूको निम्ति राम्रा कुराहरू चिताएन।
यसैले त्यसप्रति पनि राम्रो कुरा हुन नदेऊ।
- 18 सराप नै उसले लाउने लुगाहरू होस।
सराप नै त्यसको पिउने पानी बनियोस।
त्यो दुष्ट मानिसले शरीरमा लगाउने तेल नै
सराप होस।
- 19 सराप नै उसले कम्मरमा बाध्ने पटुका होस।
सराप नै उसको कम्मरमा बाँधिने पेटी होस।
- 20 भरोसा गर्छु कि परमप्रभुले सबै त्यस्ता कुराहरू मेरो शत्रुप्रति गर्नुहुनेछ।
भरोसा गर्दछु कि परमप्रभुले सबै त्यस्ता कुराहरू जसले मलाई मार्ने प्रयास गरे मानिसहरूका लागि गर्नु हुनेछ।
- 21 हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ। यसकारण त्यस्तो प्रकारले मलाई सद्ब्यावहार गर्नुहोस् जसबाट तपाईंको नाउँलाई सम्मान पुर्याउने छु।
तपाईंसँग त्यस्तो महान प्रेम छ, यसैले मलाई बचाउनु होस।
- 22 म खाली गरीब, असहाय मानिस हूँ।
म वास्तवमा उदास छु, मेरो हृदय टुक्रा-टुक्रा भएको छ।
- 23 म यस्तो अनुभव गर्दछु कि मेरो जीवन अब शेष भइसक्यो, दिनको अन्तिम प्रहारको लामो छायाँ जस्तो।
म आफूलाई बढारेर फ्याँकि जाने कीरा जस्तो लाग्छ।
- 24 मेरो गोडाहरू कमजोर छन् किनभने म भोको छु।
मैले आफ्नो ओजन हराइसके अनि दुब्लो भईरहेछु।
- 25 दुष्ट मानिसहरूले मलाई अपमान गरे।
तिनीहरूले मलाई हेरे अनि टाउकाहरू हल्लाए।
- 26 हे परमप्रभु, मेरो परमेश्वर, मलाई सहयोग गर्नुहोस्!
तपाईंको स्नेहपूर्ण करुणा दर्शाएर मलाई बचाउनु होस!
- 27 तब ती मानिसहरूले बुझ्नेछन् कि तपाईंले मलाई सहयोग गर्नुभयो।
तब तिनीहरूले जान्नेछन् कि यो मलाई सहायता गर्ने शक्ति तपाईंको हो।
- 28 ती दुष्ट मानिसहरूले मलाई सराप्छन् तर तपाईंले मलाई आशीर्वाद दिनुहुन्छ।
तिनीहरूले मलाई आक्रमण गरे, यसकारण तिनीहरूलाई हराइयोस।
तब, तपाईं को दास, म खुशी हुनेछु।
- 29 मेरो शत्रुहरूलाई व्याकुल पार्नु होस!
तिनीहरूले लाजलाई कोट जस्तै लगाऊन्।
- 30 म परमप्रभुलाई धन्यवाद दिन्छु।
म उहाँलाई धेरै मानिसहरूको समक्ष प्रशंसा गर्छु।
- 31 परमप्रभु असहाय मानिसहरूको छेउमा बस् वा उभिनु हुन्छ,
परमेश्वरले तिनीहरूलाई अन्य मानिसहरूबाट बचाउनु हुन्छ जसले तिनीहरूलाई प्राण दण्ड दिने प्रयास गर्दछन्।

110

दाऊदको स्तुतिगान।

- 1 परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो,
“जति बेला सम्म म तिम्ना शत्रुहरूलाई तिम्ना अधीनमा पादिन त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्!”
- 2 परमप्रभुले तिम्ना राज्य बढाउनलाई सहयोग गर्नु हुनेछ। तिम्ना राज्य सियोनमा शुरूहुनेछ
अनि यो त्यति बेलासम्म बढ्दै जानेछ जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!
- 3 जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ
तिम्ना मानिसहरू स्वयंसेवक हुनेछन्।
तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्।
अनि विहानै एका-अर्कासित भेट हुनेछ।
ती युवा पुरुषहरू भूईंमा शीत परे जस्तै
तिम्ना वरिपरि हुनेछन्।
- 4 परमप्रभुले प्रतिज्ञा गर्नुभयो उ
हाँले आफ्नो मन बद्लिनु गर्नुहुँदैन।
“तिमी अनन्तको निम्ति
मल्कीसेदेक जस्तै पूजाहारी हो।”
- 5 मेरो स्वामी तिम्ना दाहिनेपट्टि हुनुहुन्छ।
जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।
- 6 परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ।
धर्ती मृत शरीरहरूले ढाकिने छ।
अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ।

- 7 राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछ।
त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ। अनि बलियो* हुनु हुनेछ।

111

1 परमप्रभुको प्रशंसा गर!

म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्)
आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिदछु।

2 परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ।

मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ।

3 परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो।

उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।

4 परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने

कि परमप्रभु कृपालु र करुणामय हुनुहुन्छ।

5 परमेश्वरले आफ्ना अनुयायीहरूलाई भोजन दिनुहुन्छ,

उहाँले आफ्नो करार सदा सर्वदा सम्झनु हुन्छ।

6 उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि

उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिँदै हुनुहुन्थ्यो।

7 प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ।

उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्।

8 परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्।

ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर इमान्दार र शुद्ध हुनुहुन्छ।

9 परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भयो। परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ।

परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।

10 ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ।

मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्।

स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।

112

1 परमप्रभुको प्रशंसा गर!

कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ।

त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ र उ सुखी हुनेछ।

2 उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ।

असल मानिसका सन्तानहरूलाई साँचो रूपमा आशीर्वाद दिइनेछ।

3 त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ

अनि उसको भद्रता सदा सर्वदा रहने छ।

4 सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ।

परमेश्वर धर्मी, दयालु र करुणामय हुनुहुन्छ।

5 मानिसको लागि दयालु र उदार हुनु उतम हो।

एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।

6 त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन,

असल मानिसको सधैं स्मरण गरिन्छ।

7 उनी कुनै पनि नराष्ट्रो समाचारले डराउनु हुँदैन।

त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।

8 त्यो मानिसमा आत्मविश्वास छ, उ भयभीत हुनेछैन।

उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।

9 त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार

गरीब मानिसहरूलाई चीजबीजहरू दिदछ।

अनि उसको उपकार सर्वदा रही रहने छ।

10 दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्।

तिनीहरूले रीसमा आफ्ना दाँतहरू कडकडाउँछन्। तर त्यसपछि तिनीहरू अल्पिने छन्।

दुष्ट मानिसहरूले आफूले चाहेका कुराहरू पाउने छैनन्।

113

1 परमप्रभुको प्रशंसा गर!

* 110:7: बलियो यहाँ दुइवटा अर्थ लाय्दछ, (1) उनले पानी खाईसकेर टाउको उठाए, र (2) बलियो र महत्वपूर्ण मानिस भए।

- परमप्रभुका दासहः उहाँको प्रशंसा गर!
 परमप्रभुको नाउँको प्रशंसा गर।
 2 परमप्रभुको नाउँ अहिले
 र सदा-सर्वदालाई धन्य बनी रहोस्।
 3 परमप्रभुको नाउँको प्रशंसा
 पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाउँ सम्म भइरहोस्।
 4 परमप्रभु सबै जातिहः-भन्दा उच्च हुनुहुन्छ।
 उहाँको महिमा स्वर्गमाथि सम्म जान्छ।
 5 कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन।
 परमेश्वरमाथि स्वर्गमा बसु हुन्छ।
 6 परमेश्वर हामी भन्दा नितान्त माथि हुनुहुन्छ।
 उहाँले आकाश र पृथ्वी देख्न हेर्नुपर्छ।
 7 परमेश्वरले हीन अवस्थाबाट गरीबहःलाई माथि उठाउनु भयो।
 परमेश्वरले भिखारीहःलाई मैला फर्चाउने ढवाङ्गबाट निकाल्नु भयो।
 8 अनि परमेश्वरले ती मानिसहःलाई मुल्यवान बनाउनु भयो।
 परमेश्वरले तिनीहःलाई महत्वपूर्ण नेताहः बनाउनु भयो।
 9 एउटी स्त्रीको नानीहः नहुन सक्लान
 तर परमेश्वरले तिनलाई छोरा-छोरीहः दिएर सुखी तुल्याउनु हुनेछ।

परमप्रभुको प्रशंसा गर!

114

- 1 इस्त्राएल ले मिश्र त्यागेर गए।
 याकुबले त्यो विदेशलाई त्यागेर गए।
 2 यहूदा परमेश्वरको खास मानिस भए।
 इस्त्राएल उसको राज्य हुन गयो।
 3 लाल समुद्रले यो देखेर भाग्यो,
 यर्दन नदी उल्टा बन थाल्यो।
 4 पर्वतहः भेडाहःझै वरिपरि नाच थाले।
 पहाडहः भेडाका पाठाहः जस्तै उफ्रन थाले।
 5 लाल समुद्र, तिमी किन भागेर गयौ?
 यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?
 6 हे पर्वतहः! तिमीहः भेडाहः झै किन खुशीले उफ्रियौ?
 अनि पहाडहः! तिमीहः किन भेडाका पाठाहः झै बुथुक-बुथुक उफ्रियौ?
 7 हे पृथ्वी, याकुबको परमप्रभु परमेश्वर
 स्वामीको सामने थरहरी हो।
 8 परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बने बनाउनु भयो।
 परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।

115

- 1 हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन।
 तपाईंको प्रेम र विश्वासले गर्दा
 सम्मान तपाईंको मात्र हो।
 2 किन ती जातिहः हाम्रा परमप्रभु कहाँ छन्?
 भनेर छक्क पर्दछन्?
 3 परमप्रभु स्वर्गमा हुनुहुन्छ,
 अनि उहाँले आफ्नो चाहनाले जे पनि गर्न सक्नुहुन्छ।
 4 ती सम्प्रदायहःका “देवताहः” सुन र चाँदीले बनिएका खाली मूर्तिहः मात्र हुन्।
 तिनीहः कुनै मानिसले बनाएका मूर्तिहः मात्र हुन्।
 5 ती मूर्तिहःका मुखहः छन्, तर बोल्न सक्दैनन्।
 तिनीहःका आँखाहः छन्, तर देख्न सक्दैनन्।
 6 तिनीहःका कानहः छन्, तर सुन्न सक्दैनन्।
 तिनीहःका नाकहः छन्, तर सुँघ्न सक्तैनन्।
 7 तिनीहःका हातहः छन्, तर अनुभव गर्न सक्दैनन्।
 तिनीहःका खुट्टाहः छन्, तर हिंड्न सक्दैनन्।
 अनि कुनै स्वर-ध्वनिहः उनीहःका कण्ठबाट निकाल्न सक्तैनन्।
 8 ती मानिसहः जसले तिनीहःलाई बनाउँछन् र तिनीहःमाथि भरोसा गर्छन्,
 तिनीहः त्यस्तै हुन्छन्!

- 9 हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिमीहरूका बल र ढाल हुन्।
- 10 हास-नका परिवारहरू, परमप्रभुमाथि भरोसा राख!
परमप्रभु तिमीहरूका बल र ढाल हुनुहुन्छ।
- 11 हे परमप्रभुका अनुयायीहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिमीहरूका बल र ढाल हुन्।
- 12 परमप्रभुले हामीलाई सम्झनुहुन्छ।
परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ।
परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले हास-नका परिवारलाई आशीर्वाद दिनुहुनेछ।
- 13 महान् र क्षुद्र दुवैलाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।
- 14 परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई
धैर्य भन्दा धैर्य नै दिऊन्।
- 15 परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो,
तिमीहरूलाई आशीर्वाद दिऊन्!
- 16 स्वर्गमा परमप्रभुको अधिकारमा छ।
तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।
- 17 मरेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
चिहान भित्र भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
- 18 तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं,
अनि उहाँको हामी सदा-सर्वदा प्रशंसा गर्छौं।
- परमप्रभुको प्रशंसा गर!

116

- 1 जब परमप्रभुले मेरो प्रार्थना सुन्न हुँदछ
त्यो मलाई मन पर्दछ।
- 2 जब मैले गृहार माग्दा उहाँले मलाई सहायता दिनुहुन्छ
त्यो मलाई मन पर्छ।
- 3 म मर्न आटेको थिएँ। मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिँएको थियो।
चिहान मेरो वरिपरि थियो
म भयभीत र चिन्तित थिएँ।
- 4 तब मैले परमेश्वरको नाउ डाकें।
मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्।”
- 5 परमप्रभु धार्मिक र करुणामय हुनुहुन्छ।
हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ।
- 6 परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ।
म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।
- 7 हे मेरो प्राण, विश्राम गर!
परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ।
- 8 हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउनु भयो।
तपाईंले मेरो आँसुहरू थामिदिनु भयो। तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो।
- 9 जीवितहरूको देशमा पनि
म परमप्रभुको सेवा अनवरत गर्नेछु।
- 10 यद्यपि मैले भने अझ पनि मेरो विश्वास थियो,
“म सर्वनाश भएँ!”
- 11 हो, मलाई विश्वास थियो, जब म डराएको थिएँ, मैले भने,
“सबै मानिसहरू झटा छन्!”
- 12 म परमप्रभुलाई के दिन सक्छु र?
ममा भएका सबै कुराहरू परमप्रभुले नै दिनु भएको हो।
- 13 उहाँले मलाई बचाउनु भयो,
यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु।
अनि म परमप्रभुको नाउँ बोलाउनेछु।
- 14 परमप्रभुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु।
म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु।

- 15 परमेश्वरका भक्तजनहरू मध्ये एउटै पनि मर्यो भने त्यो उहाँको निम्ति महत्वपूर्ण हुनेछ।
परमप्रभु तपाईंको दासहरू मध्ये म एक हुँ।
- 16 हे परमप्रभु, म तपाईंको दास हुँ।
म तपाईंकी एकजना सेविकाको बालक हुँ।
परमप्रभु, तपाईं नै मेरो प्रथम गुरु हुनुहुन्थ्यो!
- 17 म तपाईंलाई धन्यवादको भेटी टक्र्याउने छु।
म परमप्रभुको नाउँ पुकार्नेछु।
- 18 आफुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु।
अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु।
- 19 म यो सब यस्शलेमको मन्दिरमा गर्नेछु,
र परमप्रभुको मन्दिरको आँगनमा गर्नेछु।

परमप्रभुको प्रशंसा गर!

117

- 1 हे सबै जातिका मानिस हो, परमप्रभुको प्रशंसा गर।
हे सबै मानिसहरू हो, परमप्रभुको प्रशंसा गर।
- 2 परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ!
अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ!

परमप्रभुको प्रशंसा गर!

118

- 1 परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ।
उहाँको स्नेहपूर्ण करुणा सर्वदा रहनेछ।
- 2 इस्त्राएल ले यस्तो भन्छ,
“उहाँको स्नेहपूर्ण करुणा सदा सर्वदा रहनेछ!”
- 3 पूजाहारीहरू यस्तो भन्छन्,
“उहाँको स्नेहपूर्ण करुणा अनन्त सम्म रहनेछ!”
- 4 मानिसहरूले परमप्रभुलाई पुज्दै यस्तो भन्दछन्,
“उहाँको स्नेहपूर्ण करुणा अनन्त रहनेछ!”
- 5 म संकटहरूमा फँसेको थिएँ। यसैले सहायताको निम्ति मैले परमप्रभुलाई डाकेँ।
परमप्रभुले त्यसको जवाफ दिनुभयो अनि मलाई मुक्त पार्नुभयो।
- 6 परमप्रभु मसँग हुनुहुन्छ, यसैले म भयभीत छैन।
मानिसहरूले मलाई कुनै प्रकारको हानी पुर्याउन सक्तैन।
- 7 परमप्रभु मेरो सहयोगी हुनुहुन्छ
म मेरो शत्रुहरू परास्त भएको देख्छु।
- 8 मानिसहरूमा भरोसा राख्नु भन्दा
परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
- 9 तिमीहरूका नेताहरूमा भरोसा राख्नु भन्दा
परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
- 10 धेरै शत्रुहरूले मलाई घेरेर राखे
तर परमप्रभुको शक्तिले ती शत्रुहरूलाई मैले परास्त पारेँ।
- 11 शत्रुहरूले मलाई घरि-घरि घेरी रहे।
मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पार्दै गएँ।
- 12 शत्रुहरूले मलाई त्यसरी घेरे जसरी भीर माउरीहरूले घेर्दछ।
तर, तिनीहरू छिट्टै नाश भएर गए जसरी पराल एकै छिनमा जलेर जान्छ।
मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पारेँ।
- 13 मेरो शत्रुहरूले ममा आक्रमण गरे अनि लगभग नष्ट गरिसकेका थिए।
तर परमप्रभुले मलाई साथ दिनुभयो।
- 14 परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ।
उहाँले मलाई बचाउनु हुन्छ!
- 15 तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ।
परमप्रभुले आफ्नो महान प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
- 16 परमप्रभुको पाखुराहरू विजयी भएर उठे।
परमप्रभुले आफ्नो महान प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।

- 17 म बाँचे छु मर्ने छैन
अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
- 18 परमप्रभुले मलाई दण्ड दिनु भयो,
तर उहाँले मलाई मर्न दिनु भएन।
- 19 असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो
अनि म भित्र आउने छु र परमप्रभुलाई पूजे छु।
- 20 तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्।
विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्दछन्।
- 21 परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु।
मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु।
- 22 जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्।
त्यही मूल ढुङ्गा* हुन गयो।
- 23 परमप्रभुले यस्तो बनाउनु भयो।
अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौं।
- 24 आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो।
फेरि आज प्रफुल्लित र खुशी हौं।
- 25 मानिसहरूले भने, “परमप्रभुको प्रशंसा गर!
परमप्रभुले हामीलाई बचाउनु हुन्छ!”
- 26 परमप्रभुको नाउँ गरेर आउने मानिसहरूलाई स्वागत छ।”
- पूजाहारीहरूले जवाफ दिए, “हामी तपाईंलाई परमप्रभुको मन्दिरमा स्वागत गर्दछौं!
27 परमप्रभुने परमेश्वर हुनुहुन्छ। अनि उहाँले हामीलाई ग्रहण गर्नु हुन्छ।
भेडाका पाठालाई बलिदानको लागि बाँध अनि यसलाई वेदीको सीङ तर्फ ल्याऊ।”
- 28 परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म तपाईंलाई धन्यवाद दिन्छु।
परमप्रभु, म तपाईंको प्रशंसा गर्छु।
- 29 परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ।
उहाँको सेहर्षण करुणा सदा सर्वदा रहेनेछ।

119

अलिफ

- 1 शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्।
ती मानिसहरूले परमप्रभुको उपदेशहरू पढ्याउँदछ।
- 2 परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्।
तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्।
- 3 ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्,
तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्।
- 4 परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो
अनि ती आज्ञाहरू पूर्ण हृदयले पालन गर्नु भनेर बताउनु भयो।
- 5 परमप्रभु, यदि सँधै तपाईंको
विधिहरू पालन गरे भने,
- 6 तब म कहिल्यै पनि लज्जित हुने छैन
जब म तपाईंको आज्ञाहरू पालन गर्छु।
- 7 जस्तो म तपाईंको न्याय र सतृणको अध्ययन गर्छु
म साँचो रूपमा तपाईंको सम्मान गर्नेछु।
- 8 परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु,
कृपया मलाई नत्याग्न होस्!
- बेथ
- 9 तपाईंको विधिहरू अपनाएर
कसरी एउटा युवा मानिस साँचो जीवन जिउन सक्छ?
- 10 म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु।
परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्।
- 11 मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरे।
किनभने तपाईंको विस्दृमा म पाप नगर्छु।
- 12 हे परमप्रभु, तपाईंको प्रशंसा होस्।
मलाई तपाईंको विधिहरू सिकाउनु होस्।

* 118:22: मूल ढुङ्गा निर्माण गर्दाको “मुख्य ढुङ्गा” वा “कुने ढुङ्गा।”

- 13 म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु।
 14 म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा
 आनन्द पाउँछु।
 15 म तपाईंको विधि विषयमा चर्चा गर्नेछु।
 म तपाईंको जिउने पथको अनुसरण गर्नेछु।
 16 म तपाईंको नियमहरूमा रमाउने छु
 म तपाईंका वचनहरू भुल्ने छैन।
 गिमेल्
 17 मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं
 अनि तपाईंको आज्ञा पालन गर्ने छु।
 18 हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस् ताकि तपाईंका शिक्षाहरू हेर्न सकूँ
 अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकूँ।
 19 म यस पृथ्वीमा भौतारी हिँड्ने परदेशी जस्तै हुँ।
 मैले तपाईंका आज्ञाहरू जान्नु परेको छ।
 परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्।
 20 म सारा समय तपाईंको विधिहरू
 अध्ययन गर्न चाहन्छु।
 21 हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो।
 अनुचित घटनाहरू तिनीहरूतर्फ घट्नेछन् तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे।
 22 मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्।
 मैले तपाईंको करार पालन गरेको छु।
 23 अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे।
 तर म तपाईंको दास हुँ, हे परमप्रभु!
 अनि मैले तपाईंको नियमहरू पढेकोछु।
 24 तपाईंको करार मेरो सल्लाहाकार हो।
 यसले मलाई हितकारी परामर्श दिदछ।
 दालथ
 25 म चोँडे गर्नेछु। हे परमप्रभु!
 तपाईंको प्रतिज्ञा बमोजिम मलाई बाँच्न दिनु होस्।
 26 मैले आफ्नो जीवनको बारेमा तपाईंलाई बताएँ। अनि तपाईंले त्यसको प्रत्युत्तर दिनुभयो।
 अब, तपाईंका नियमहरू सिकाउनु होस्।
 27 हे परमप्रभु, तपाईंका नियमहरू बुझ्न मलाई साथ दिनुहोस्।
 तपाईंले सृजना गर्नु भएका आश्चर्यजनक कुराहरूको विषयमा मलाई अध्ययन गर्न दिनुहोस्।
 28 म दुःखीत र थकित छु।
 आज्ञा दिनुहोस् अनि मलाई फेरि बलियो बनाई दिनुहोस्।
 29 हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्।
 तपाईंको शिक्षाहरूले मलाई बाटो देखाउनु होस्।
 30 हे परमप्रभु! म तपाईं प्रति उदार भई बसौं भनेर रोजेको छु।
 मैले सचेतपूर्ण तपाईंका निर्णयहरू मनन गरेको छु।
 31 म तपाईंको करार-वचनमा अडिग भएर बसेछु।
 मलाई असन्तुष्ट नबनाउनु होस्।
 32 म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु।
 परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ।
 हेथ्
 33 हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्,
 अनि म होशियारीसित तिनीहरूको अनुसरण गर्नेछु।
 34 मलाई बुझ्न सहायता गर्नु होस्
 अनि म तपाईंको व्यवस्था पालन गर्ने छु।
 35 हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्।
 म साँचो रूपले त्यो जीवन शैली अपनाउने छु।
 36 मलाई धनाढ्य हुनुको सट्टामा
 तपाईंको करारको बारेमा सोचनलाई साथ दिनुहोस्।
 37 परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्।
 तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्।
 38 त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो
 ताकि मानिसहरूले तपाईंको श्रद्धा गर्नु।
 39 हे परमप्रभु, जुन हप्कीदिखि म डराउँछु
 त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्।
 40 हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु।

तपाईंको धार्मिकतामा मलाई बाँचन दिनुहोस्।

वाच्

- 41 हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करुणा तपाईंले देखाउनु होस्,
अनि तपाईंले प्रतिज्ञा दिए झै, मलाई बचाउनु होस्।
- 42 जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु।
म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु।
- 43 म सधैं तपाईंको साँचो उपदेशहरू बोलन पाऊं। हे परमप्रभु,
म तपाईंको बुद्धिमानी निर्णयहरूमा आश्रित छु।
- 44 हे परमप्रभु, म तपाईंको उपदेशहरू सदा-सर्वदा अनुसरण गर्नेछु।
- 45 यसकारण म स्वतन्त्र हुने छु।
किनभने मैले तपाईंको नियमहरू पालन गर्ने कष्ट गरेँ।
- 46 म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु,
अनि तिनीहरूले मलाई लज्जित पार्ने छैनन्।
- 47 म तपाईंको आज्ञाहरू मनन गर्दा आनन्दित हुन्छु, परमप्रभु।
म ती आज्ञाहरू मन पराउँछु।
- 48 हे परमप्रभु, म तपाईंको आज्ञाहरूलाई प्रशंसा गर्छु। म तिनीहरूलाई मन पराउँछु।
अनि म तिनीहरूलाई अध्ययन गर्छु।

जाइन

- 49 हे परमप्रभु, मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्।
त्यो प्रतिज्ञाले मलाई आशा दिएकोछ।
- 50 म पीडित थिएँ, र तपाईंले मलाई सान्त्वना दिनुभयो।
तपाईंका वचनहरूले मलाई फेरि एकपल्ट जीवित तुल्यायो।
- 51 ती घमण्डीहरूले मलाई लगातार अपमान गरे,
तर मैले तपाईंका शिक्षाहरूको अनुसरण गर्न छोडिनँ।
- 52 हे परमप्रभु, म सधैं तपाईंको बुद्धिमानी निर्णयहरूले
मलाई सान्त्वना दिदछु।
- 53 जब मैले ती दुष्ट मानिसहरूले तपाईंको उपदेशहरू
मान्न छाड्दै गएको देखेर म क्रोधित भएँ।
- 54 मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै
मेरो गीतहरू भएका छन्।
- 55 हे परमप्रभु, मैले रातमा तपाईंको नाउँ स्मरण गरेको छु।
अनि मैले तपाईंको उपदेशहरू पनि याद गरेको छु।
- 56 त्यस्तो हुने गर्छ किनभने म सतर्कतासाथ तपाईंको आज्ञाहरू पालन गर्दछु।

हेथ

- 57 हे परमप्रभु, मैले मेरो कर्तव्य नै तपाईंको आज्ञाहरू पालन गर्नु हो भनेर निर्णय लिएँ।
- 58 हे परमप्रभु, म सम्पूर्ण रूपले तपाईंमाथिनै आश्रित छु
मप्रति सधैं तपाईंले वचन दिए झै, कृपादृष्टि रहोस्।
- 59 मैले आफ्नो जीवनलाई खूब होशियारिसँग सोचे।
अनि म तपाईंको करार प्रति फर्किए आएँ।
- 60 कुनै विलम्ब नगरीकन हतारिन्दै
म तपाईंको आज्ञाहरूलाई पालन गर्नुलाई फर्केँ।
- 61 केही दुष्ट मानिसहरूका झुण्डले मेरो बारेमा नीच कुराहरू गरे।
तर परमप्रभु मैले तपाईंको उपदेशहरू भुलिनेँ।
- 62 तपाईंको धार्मिक निर्णयहरूको निम्ति
धन्यवाद दिन म रातमा उठेँ।
- 63 ज-जसले तपाईंलाई पूज्दछन म ती सबै मानिसहरूको साथी हुँ।
म ती सबै मानिसहरूको साथी हुँ ज-जसले तपाईंको आदेशहरू मान्दछन।
- 64 हे परमप्रभु, पृथ्वी तपाईंको स्नेहपूर्ण करुणाले भरिन्छ।
मलाई तपाईंको नियमहरू सिकाउनुहोस्।

तेथ

- 65 परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो।
तपाईंले वचन दिएकै अनुसार काम गर्नुभयो।
- 66 हे परमप्रभु, ज्ञानी निर्णयहरू लिन मलाई बुद्धि दिनुहोस्।
म तपाईंको आज्ञाहरूमा भरोसा राख्छु।
- 67 म पीडित हुनु भन्दा अगाडि, मैले धेरै नराम्रो कामहरू गरेको थिएँ
तर अहिले खूब सतर्क भएर तपाईंको आज्ञाहरू पालन गर्दछु।
- 68 परमेस्वर तपाईं भलो हुनुहुन्छ, र तपाईंले असल कामहरू गर्नुहुन्छ।
तपाईंको नियमहरू सिकाउनु होस्।

- 69 मानिसहरू ज-जसले आफूलाई म भन्दा उत्तम ठान्दछ तर तिनीहरूले मेरो बारेमा झूटा कुराहरू गर्छन्।
तर परमप्रभु मेरो सम्पूर्ण हृदय सहित म तपाईंको आज्ञाहरू लगातार पालन गर्छु।
- 70 ती मानिसहरू अत्यन्त मुख छुन्।
तर म तपाईंका उपदेशहरू अध्ययन गर्दा आनन्दित हुन्छु।
- 71 मेरो निम्ति वेदना उत्तम थियो।
मैले तपाईंको नियमहरू सिक्ने।
- 72 हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्।
तिनीहरू एक हजार टुक्रा चौदी र सुनहरूभन्दा उत्तम छ।
- योद्
- 73 हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो।
मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्।
- 74 हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्।
तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैले त्यसैमा विश्वास गरेँ।
- 75 हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्।
अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो।
- 76 अब, तपाईंको श्रेष्ठपूर्ण करुणाले मलाई सान्त्वना दिनुहोस्।
तपाईंको प्रतिज्ञा बमोजिम मलाई सान्त्वना दिनुहोस्।
- 77 हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस् र मलाई बाँचन दिनुहोस्।
म तपाईंको शिक्षाहरूमा आनन्दित हुन्छु।
- 78 मानिसहरू ज-जसले तिनीहरू मभन्दा असल हुँ भनेर सोचे, मेरो बारेमा झूटो बोले।
ती मानिसहरू लाज्जित होऊन्। परमप्रभु, म तपाईंको व्यवस्था सिक्छु, पढ्छु।
- 79 भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन्।
यसकारण तिनीहरूले तपाईंको करारबचनहरू सिक्न सक्छन्।
- 80 परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सक्ँ
ताकि म लाज्जित हुने छैन।

काफ

- 81 म मर्न आँटिको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पखिरहेछु।
तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।
- 82 मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेको छु।
तर मेरो आँडाहरू शिथिल भइरहेछन् परमप्रभु, कहिले मलाई सान्त्वना दिनुहुन्छ?
- 83 म धूर्तमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि,
तपाईंको नियमहरू भुल्ने छैन।
- 84 म कहिले सम्म बाँच्ने छु?
हे परमप्रभु, जसले मेरो खेदो गरे, ती मानिसहरूलाई कहिले सजाय दिनु हुन्छ?
- 85 कतिपय अहंकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको
उपदेशहरूको विरुद्ध हुन् तीद्वारा मलाई प्रहार गरे।
- 86 हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्,
ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे। मलाई सहायता दिनुहोस्!
- 87 ती मानिसहरूले प्रायः मलाई ध्वंस गरिसके।
तर मैले तपाईंको आज्ञाहरू मान्न छाडिनेँ।
- 88 हे परमप्रभु, तपाईंको श्रेष्ठपूर्ण करुणा मलाई दर्शानु होस्
अनि मलाई बाँचन दिनुहोस्। तपाईंले जे भन्नुहुन्छ म त्यही गर्नेछु।

लामेद

- 89 हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्। तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्।
- 90 तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ।
हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो, अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ।
- 91 तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ
किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ।
- 92 यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए,
मेरो पीडाहरूले मलाई ध्वंस पार्ने थियो।
- 93 हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन
किनभने तिनीहरूले मलाई बाँचन दिए।
- 94 हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्।
किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरेँ।
- 95 दुख मानिसहरूले मलाई ध्वंस गर्ने प्रयास गरे।
तर तपाईंको नियमले मलाई ज्ञानी बनायो।
- 96 तपाईंको नियमहरू बाहेक
प्रत्येक कुराको आफ्नो सीमा हुन्छ।

मेम

- 97 हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु।
म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।
- 98 हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ।
तपाईंको नियमहरू मसँग सदैव रहन्छ।
- 99 म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु
किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु।
- 100 मेरो समझदार नेताहरूले भन्दा मैले बढता बुझ्नेको छु
किनभने म तपाईंको आज्ञाहरू राख्दछु।
- 101 मेरो प्रत्येक पाठशालाहरू
बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो।
- 102 यसैले तपाईं मेरो गुरू हुनुहुन्छ
यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन।
- 103 तपाईंका वचनहरू मेरो मुखमा
मह भन्दा पनि मीठा छन्।
- 104 तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ,
यसैले म झटा शिक्षाहरूलाई घृणा गर्दछु।
- नुन
- 105 हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन्
जसले मेरो बाटोहरू उज्यालो पार्छन्।
- 106 तपाईंको नियमहरू असल छन्।
म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्छु।
- 107 हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु।
कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुनर्जीवित पार्नु होस्!
- 108 हे परमप्रभु, मेरो प्रशंसा ग्रहण गर्नुहोस्।
अनि तपाईंका नियमहरू सिकाउनु होस्।
- 109 मेरो प्राण अनवरत विपदमा परेको छ
तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन।
- 110 दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे।
तर मैले तपाईंको आज्ञाहरूलाई उल्टुघन गरिनेँ।
- 111 हे परमप्रभु, म सधैं तपाईंको करार पत्र पालन गर्नेछु।
यसले मलाई खुशी पार्दछ।
- 112 म मेरो जीवनको अन्त सम्म नै,
यथाशक्य तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु।
- समेख
- 113 हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु, जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्।
तर म तपाईंको शिक्षाहरू मन पराउँछु।
- 114 मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्।
हे परमप्रभु, तपाईंले भन्नु भएका प्रत्येक कुरामा म भरोसा गर्छु।
- 115 हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस्
अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु।
- 116 हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु।
म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्।
- 117 मलाई साथ दिनुहोस्, परमप्रभु र म जोगिने छु।
म तपाईंका आज्ञाहरू अनन्त सिक्ने छु।
- 118 हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ।
किनभने तिनीहरूले तपाईंको करार अनुसार हिड्छु भनेर झटो बोले।
- 119 परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछ्नेको जस्तो फर्प्योकिदिनु भयो।
यसैले म तपाईंको करारलाई सर्वदा मान्ने नै छु।
- 120 हे परमप्रभु, म तपाईंबाट भयभीत छु।
म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु।
- पेन
- 121 मैले के सही र के राम्रो त्यही गरेकोछु।
हे परमप्रभु, मलाई ती मानिसहरूकहाँ नदिनु होस् जसले मलाई आघात पुर्याउन चाहन्छन्।
- 122 मप्रति असल रहने कसम खानुहोस्। म तपाईंको दास हुँ।
हे परमप्रभु, ती अंहकारीसहरूलाई मप्रति आघात पुर्याउन नदिनुहोस्।
- 123 हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा
मेरो आँखाहरू टट्टाई सके।
- 124 म तपाईंको दास हुँ। तपाईंको सेहपूर्ण करुणा मलाई देखाउनु होस्।

- मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
 125 म तपाईंको दास हूँ, मलाई बुझ्ने सामर्थ्य पार्नुहोस्
 ताकि तपाईंको करार-वचन म बुझ्न सकूँ।
 126 हे परमप्रभु, यो तपाईंले केही गर्ने समय हो।
 मानिसहरूले तपाईंको विधिहरू भङ्ग गरे।
 127 हे परमप्रभु, म खाटी सुन भन्दा पनि
 तपाईंको आज्ञाहरू मन पराउँछु।
 128 म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु।
 म झटो शिक्षाहरूलाई घृणा गर्दछु।
- पे
 129 हे परमप्रभु, तपाईंको करार अद्भुत छ।
 यसकारण म त्यसको अनुसरण गर्दछु।
 130 कुनै ज्योतिले तिनीहरूलाई बाँचे ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे।
 तपाईंका वचनले सामान्य भन्दा सामान्य मानिसहरूलाई सम्म बुद्धिमानी बनाउँदछ।
 131 हे परमप्रभु, म साँचो रूपले तपाईंका आज्ञाहरू मनन गर्न चाहन्छु,
 म त्यो स्वास रोकिएर अधैर्यपूर्ण पछिरेहेको मानिस जस्तो छु।
 132 हे परमेश्वर, मलाई हेर्नुहोस् र म प्रति कृपालु बन्नु होस्।
 जसले तपाईंको नाउँ जपेछ ती मानिसहरूका लागि सही के हो त्यो काम गर्नुहोस्।
 133 हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस्
 मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्।
 134 हे परमप्रभु, मलाई दुःख-कष्ट दिने मानिसहरूबाट बचाउनु होस्
 अनि म तपाईंको आज्ञाहरू पालन गर्ने छु।
 135 हे परमप्रभु, मलाई ग्रहण गर्नुहोस्,
 अनि आफ्नो नियमहरू सिकाउनुहोस्।
 136 म अँसुका बलिन्द्रधारा नदी सरी बहाएर रोएँ
 किनभने कसैले पनि तपाईंको शिक्षाहरू पालन गरेनन्।
- त्साधे
 137 हे परमप्रभु, तपाईं धामी हुनुहुन्छ।
 तपाईंका नियमहरू सही र इमान्दार छन्।
 138 तपाईंले हामीलाई आफ्ना करारमा धार्मिक नियमहरू दिनुभयो।
 हामी साँच्चै नै तिनीहरूमा भरोसा गर्न सक्छौं।
 139 मेरो उत्साहले मलाई ध्वंश पारिरहेछ।
 म अत्यन्त उदास छु किनभने मेरो शत्रुहरूले तपाईंको आज्ञाहरू भूले।
 140 हामीले प्रमाण पनि दियौं कि हामी तपाईंकै वचनमा विश्वास गर्छौं, परमप्रभु।
 अनि म यसलाई मन पराउँछु।
 141 म क्षुद्र र तुच्छ छु, अनि मानिसहरूले मेरो आदर गर्दैनन्।
 तर म तपाईंको आज्ञाहरू भुल्ने छैन।
 142 परमप्रभु, तपाईंको धार्मिकता चिरस्थायी छ।
 अनि तपाईंको उपदेशहरू विश्वास गर्न सकिन्छ।
 143 मसँग संकट र दुःखका दिनहरू छँदै थिए
 तर म तपाईंको आज्ञाहरूमा आनन्द लिन्छु।
 144 तपाईंको करार अनन्तको लागि असल छ।
 यसलाई समझशक्ति दिनुहोस् ताकि म बाँच्न सकूँ।
- कोफ
 145 हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई डाकदछु।
 मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु।
 146 हे परमप्रभु, म तपाईंलाई डाकदछु मलाई बचाउनु होस्!
 अनि म तपाईंको करार पालन गर्नेछु।
 147 तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु।
 म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु।
 148 तपाईंका वचनहरू मनन गर्न
 म रातमा अखेर सम्म बस्छु।
 149 आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्।
 हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गर्छु अनि मलाई बाँच्न दिनुहोस्।
 150 मानिसहरूले मेरो विरुद्ध दुष्ट योजनाहरू बनाइरहेछन्।
 ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुसरण गर्दैनन्।
 151 परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ।
 अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ।

- 152 धैरे वर्ष अधिदेखि तपाईंको करारबाट सिके
कि तपाईंको उपदेशहरू अनन्त रहने छन्।
- रेश
- 153 हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस र मलाई बचाउनु होस्।
मैले तपाईंको उपदेशहरू भुलेको छैन।
- 154 हे परमप्रभु, मेरो लडाईं मेरो निम्ति लडि दिनु होस र मलाई बचाउनु होस्।
तपाईंले वचन दिए जस्तै मलाई बाँच दिनुहोस्।
- 155 दुष्ट मानिसहरूले जित्रे छैन
किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्।
- 156 हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ।
तपाईंले ठीक भनेकै काम गर्नु, र मलाई बाँच दिनुहोस्।
- 157 मेरो धैरे शत्रुहरू छन् मलाई घात गर्नहरू धैरे छन्
तर मैले तपाईंको करार-वचन अनुसरण गर्नदेखि रोकिने छैनं।
- 158 म ती विन्वासघातीहरूलाई देख्छु, तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन्
र म तिनीहरूलाई घृणा गर्छु।
- 159 हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें।
हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच दिनुहोस्।
- 160 हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो।
अनि तपाईंको धार्मिक नियमहरू सदा-सर्वदा रहनेछन्।

शीन्

- 161 प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे।
तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु।
- 162 परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो,
धैरे धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो।
- 163 म झूटाहरूलाई घृणा गर्दछु! म तिनीहरूलाई तिरस्कार गर्दछु।
तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु।
- 164 दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु।
किनकि तपाईंका नियमहरू असल छन्।
- 165 मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन् तिनीहरू साँचो रूपमा शान्तिमा पुग्दछन्।
केहीले पनि तिनीहरू पतन गराउन सक्दैन।
- 166 हे परमप्रभु, म तपाईंलाई पछिरेहेछु।
मलाई बचाउनु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें।
- 167 मैले तपाईंको करार-वचनलाई अनुसरण गरें।
हे परमप्रभु, म तपाईंको व्यवस्था बदला नै मान्दछु।
- 168 मैले तपाईंको करार र आज्ञाहरू पालन गरे।
हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ।

ताव

- 169 हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस।
तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस।
- 170 परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस।
तपाईंले वचन दिए झैं मलाई बचाउनु होस।
- 171 म प्रशंसाको गीत गाँउछु।
किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो।
- 172 तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस।
परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्।
- 173 मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें।
यसैले पुग्नु होस् र मलाई साथ दिनुहोस्।
- 174 हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस।
तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्।
- 175 मलाई बाँच दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस,
परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस।
- 176 म हराएको भेडा सरह भड्किरहें।
हे परमप्रभु, आएर मलाई खोज्नु होस।
- म तपाईंको दास हुँ,
अनि मैले तपाईंको भरोसा भुलेको छैन।

- 1 म संकटमा थिएँ,
मैले परमप्रभुको सहायता मागेँ।
अनि उहाँले मलाई बचाउनु भयो!
- 2 हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस् जसले मेरो बारेमा झूटो बोले
ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।
- 3 झूटो बोलनहरू, तिमीहरूले के पाउँछौं भनेर सोच्यौं?
जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौं।
- 4 सैनिकको तीखो बाणले
र तातो कोइलाहरूले दण्ड दिनेछ।
- 5 तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो
केदारको पालहरूभित्र बसिरहेका छौ।
- 6 म शान्ति घृणा गर्ने मानिसहरूसँग
धेरै समय सम्म बसें।
- 7 मैले भने म शान्ति चाहन्छु,
यसकारण तिमीहरूले युद्ध चाहे।

121

- मन्दिर तर्फ जाँदा दाऊदको भजन।
- 1 सहायताको निम्ति म पहाडहरू तिर हेर्छु।
तर मेरो सहायता कहाँबाट आउँछ?
 - 2 मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने
परमप्रभुबाट आउँछ।
 - 3 परमेश्वरले पतनहुन दिनु हुनेछैन,
तिम्रो संरक्षक निदाई जाने होइन।
 - 4 इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न।
परमेश्वर कहिल्यै निदाउनु हुन्न।
 - 5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ,
उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ।
 - 6 तिमीलाई दिउँसो घामले
अनि राती जूनले हानि पुराउँदैन।
 - 7 परमप्रभुले प्रत्येक संकटबाट तिम्रो रक्षा गर्नुहुन्छ।
परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।
 - 8 तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ।
परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ।

122

- मन्दिर तर्फ गइरहेको बेला दाऊदको भजन।
- 1 म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने,
“परमप्रभुको मन्दिर तर्फ जाऊं।”
 - 2 हामी यहाँ, यरूशलेमको प्रवेशद्वारमा उभिरहेकाछौं।
 - 3 यो नयाँ यरूशलेम हो!
एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो।
 - 4 त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्।
परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएल का मानिसहरू त्यहाँ जाँदछन्।
 - 5 दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए।
तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए।
 - 6 यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर।
“जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्।
 - 7 तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्।
म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”
 - 8 मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ,
म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु।
 - 9 हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति,
म प्रार्थना गर्छु कि राम्रो कुराहरू यस शहरमा होऊन्।

123

मन्दिरतिर गइरहेको बेलाको भजन।

- 1 हे परमेश्वर, म माथि हेछु र तपाईंलाई प्रार्थना गर्छु।
तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।
- 2 दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ,
दासीहरू आफ्ना मालिकनीहरू माथि भर पर्छन्,
तर हामी परमप्रभु हाम्रा परमेश्वर माथि भर पर्छौं,
र उहाँबाट दया पर्खिरहन्छौं।
- 3 हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस,
किनभने हामी धेरै समय सम्म निन्दित भएका छौं।
- 4 हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं।
जसले हामीलाई हौंसो उडाउँछन् र अनादर गर्छन्।

124

दाऊद मन्दिर गइरहेका बेलाको भजन।

- 1 मलाई जवाफ देऊ, इस्राएल हामी माथि कस्तो घटना घट्ने थियो होला।
यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए?
- 2 जब मानिसहरूले हामीलाई आक्रमण गरे
त्यस समय यदि परमप्रभु हाम्रो पक्षमा नभएको भए के हुने थियो?
- 3 हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए,
जब तिनीहरू हामीमा क्रोधित हुनेगर्थे।
- 4 हाम्रो शत्रुहरूका सैनिकहरूले
हामीलाई बाढीले बगाए झैं
र नदीले हामीलाई डुबाए झैं पार्ने थिए।
- 5 ती अहंकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठ्ने पानी भए
हामीलाई डुबाउने थियो।
- 6 परमप्रभुको प्रशंसा गर!
हाम्रा शत्रुहरूले हामीलाई पक्रन र मार्न परमप्रभुले कदापि दिनुहुन्न।
- 7 हामी जालमा फस्नु पुगेका चरा जस्तै छौं अथवा यस्तो भएर मुक्ति पाएका छौं।
जाल फाट्यो अनि हामी मुक्त भयौं!
- 8 हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ।
परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो!

125

यात्राको गीत।

- 1 मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन् तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्।
तिनीहरू कहिल्यै पनि हल्लिने छैनन।
तिनीहरू सदा-सर्वदा रहनेछन्।
- 2 पर्वतहरू सारा यस्शलेम वरिपरि छन्।
अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ, उहाँले आफ्ना मानिसहरूलाई सर्व-काल रक्षा गर्नुहुनेछ।
- 3 दृष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन।
यदि त्यस्तो भयो भने, असल मानिसहरूले पनि अनुचित कामहरू गर्न थाल्दछन्।
- 4 हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस।
पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस।
- 5 दृष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्।
परमप्रभुले ती दृष्टहरूलाई दण्ड दिनुहुनेछ।

त्यहाँ इस्राएल मा शान्ति छाओस!

126

मन्दिरमा गइरहेको बेलाको भजन।

- 1 जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ
त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ!
- 2 हामी हर्षोल्लासले हौंसिरहेको हुने छौं र खुशीका गीतहरू गाउने छौं!
अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्,

“परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भुत काम गर्नुभयो।”

- 3 हो, हामी अत्यन्त खुशी हुनेछौं
यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।
- 4 परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस,
जसरी झरना र बग्दा पानीले एकपल्ट मरुभूमि भरिनेछ।
- 5 एकजना मानिस उदास हुन सक्ता जब उसले बीजहरू छर्दछ।
तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
- 6 त्यो रूज पनि सक्ता जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ,
तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।

127

सुलेमानले रचेको, मन्दिर तर्फ जाँदैगर्दा गाएको भजन।

- 1 यदि घर बनाउने परमप्रभु हुनुहुन्न भने।
घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्।
यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने
प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फर्चाकिरहेछन्।
- 2 जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर
राती ढिलो सम्म बस्यो चाँहि समय नष्टपार्नु मात्र हो।
परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू
मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नु हुन्छ।
- 3 शिशुहरू परमप्रभुकै उपहार हुन्।
आमाको शरीरबाट पुरस्कार हो।
- 4 आफू जवान रहेको समयमा जन्मेका छोराहरू
सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।
- 5 जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ,
त्यो अत्यन्तै खुशी हुनेछ।
त्यो मानिस कहिल्यै परास्त हुने छैन।
उसको छोराहरूले उसलाई जनसमूह समक्ष उसको शत्रुहरू विरुद्ध सहायता गर्नेछन्।

128

मन्दिर तर्फ जाँदैगर्दा गाएको स्तुतिगान।

- 1 परमप्रभुको सबै भक्तजनहरू खुशी छन्।
ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।
- 2 तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ।
तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्टनेछन्।
- 3 घरमा, तिमी पत्नी अङ्गुरको विरुवा जस्तो फलदायक हुनेछ।
तिम्रा छोरा-छोरीहरू टेबल वरिपरि, तिमीले रोपेको फलदायक जैतूनको ड्याङ्गहरू झैं हुनेछन्।
- 4 परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँचो रूपमा आशीर्वाद दिनुहुनेछ।
- 5 सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्।
तिमीहरूको जीवनभरि यस्शलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक्।
- 6 अनि भरोसा गर्दछ कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मञ्जेल सम्म बाँच्नेछौ।

इस्राएल मा शान्ति कायम रहोस!

129

मन्दिर तर्फ जाँदैगर्दा गाएको स्तुतिगान।

- 1 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए।
इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ।
- 2 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए
तर तिनीहरूले कहिल्यै जितेनन्।
- 3 तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपस्ञ्जेल सम्म मलाई कुटे।
धेरै समय सम्म मेरो गहिरो घाउ थियो।
- 4 तर असल परमप्रभुले डोरीहरू काटीदिनु भयो
अनि ती दृष्टहरूबाट मलाई छुटकारा दिनुभयो।
- 5 मानिसहरू जसले सियोनलाई घृणा गर्छन्, तिनीहरू परास्त होऊन्।

- तिनीहरू लडाइँ गर्न छाडेर भाग्नु।
 6 ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए।
 ती घाँसहरू बढ्ने अगावै ओइलए गए।
 7 काम गर्न मानिसले एकमुट्टी घाँस त्यहाँबाट पाउन सक्तैन।
 एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन।
 8 तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन्,
 “परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।”
 मानिसहरूले तिनीहरूलाई भन्ने छैनन्, “हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।”

130

मन्दिर तर्फ जाँदैगर्दा गाएको स्तुतिगान।

- 1 हे परमप्रभु, म गहीरो संकटमा छु।
 यसैकारण म तपाईंलाई गृहार मान्छु।
 2 मेरो स्वामी! मलाई ध्यान दिनु होस्।
 मेरो गृहार प्रति ध्यान दिनु होस्।
 3 परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने,
 कुनै मानिस पनि जिउँदो हुने थिएन।
 4 परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्,
 त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।
 5 म परमप्रभुको साथ पाउनलाई पछि बसेको छु,
 मेरो आत्माले उहाँलाई पछिन्छ,
 परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।
 6 म मेरो स्वामीलाई पछिरेछु।
 म एकजना पहेरदार जस्तै छु, जसले बिहान नहुञ्जेल सम्म पछिरेहन्छ।
 7 हे इस्राएल, परमप्रभुमाथि भरोसा गर।
 स्नेहपूर्ण करुणा परमप्रभुसँग मात्र पाउन सकिन्छ।
 परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ।
 8 अनि परमप्रभुले इस्राएल वासीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ।

131

यात्रा स्तुतिगान, दाऊदको भजन।

- 1 हे परमप्रभु, म अंहकारी छैन।
 म आफूलाई महत्व दिने काम गर्दिन।
 म महानकार्य गर्ने कोशिश गर्दिन
 म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ।
 2 म चुपचाप छु, मेरो प्राण शान्त छ।
 आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो
 मेरो प्राण चुपचाप र शान्त छ।
 3 हे इस्राएल वासी, परमप्रभुमाथि भरोसा गर।
 उहाँलाई अंहिले भरोसा गर अनि उहाँलाई सधैं भरोसा गर।

132

मन्दिर गइरहेको बेलाको गीत वा भजन।

- 1 हे परमप्रभु! सम्झनु होस्, कसरी, दाऊद पीडित भए।
 2 दाऊदले परमप्रभुसँग एक प्रतिज्ञा गरेका थिए।
 दाऊदले याक्बका सर्वशक्तिमान् परमप्रभुसँग शपथ लिएका थिए।
 3 दाऊदले भने, “म आफ्नो घरभित्र जाने छैन,
 म आफ्नो ओख्यानमा ढल्कने छैन,
 4 म सुत्ने छैन
 म आफ्नो आँखालाई विश्राम दिने छैन,
 5 जबसम्म याक्बको सर्वशक्तिमान् परमप्रभुको
 घर बनाउन जमीन पाउँदैन, म ती कुराहरू गर्ने नै छैन!”
 6 एफ्रातामा हामीले त्यसको विषयमा सुनेका थियौं।
 हामीले किरियथ-योरीम भन्ने ठाउँमा करार पत्रको बाकस पायौं,
 7 अब, पवित्र पालतर्फ जाऊं।
 त्यस टुललाई पूजा जहाँ परमप्रभुले आफ्ना खुट्टाहरू राख्नुहुन्छ।

- 8 परमप्रभु, आफ्नो विश्राम गर्ने ठाउँबाट उठनुहोस्! हे परमप्रभु!
तपाईंको शक्तिशाली सन्दूकसित उठनु होस्।
- 9 हे परमप्रभु, तपाईंका पूजाहारीहरू धार्मिकताको पोशाकमा छन्,
तपाईंका भक्तजनहरू आनन्दित छन्।
- 10 तपाईंको आफ्ना असल दास दाऊदको निम्ति,
आफूले रोजेका राजालाई रद्द नगर्नुहोस्।
- 11 परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो। परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो।
परमप्रभुले वचन दिनु भएको थियो कि दाऊद कै परिवारबाट राजाहरू आउने छन्।
- 12 परमप्रभुले भन्नुभयो, “दाऊद, यदि तिम्ना नानीहरूले मेरो करार र मैले सिकाएको नियमहरू पालन गरे भने,
तिम्नो परिवारबाट कोही एकजना सँधै राजा हुनेछ।”
- 13 परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो।
त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।
- 14 परमप्रभुले भन्नुभयो, “यो सदा सर्वदाको लागि मेरो ठाउँ हुनेछ।
यो ठाउँ मैले रोजेँ जहाँ म हुने छु।
- 15 म यस शहरलाई प्रशस्त खाद्य-प्रदार्थले पूर्ण रहोस् भनेर आशिष दिनेछु।
गरीब भन्दा गरीब मानिसले पनि खानलाई प्रशस्त पाउने छ।
- 16 म उनको पूजाहारीहरूलाई पनि उद्धारको वस्त्र पहिर्‍याउनेछु।
अनि मेरा भक्तजनहरू यहाँ अत्यन्त खुशी हुनेछन्।
- 17 म दाऊदको परिवारलाई बलियो पार्नेछु,
यस ठाउँमा मैले आफूले रोजेका राजाको निम्ति एक बत्तीको निश्चुत्त गरेको छु।
- 18 म दाऊदका शत्रुहरूलाई लाज र शर्ममा ढाकि दिनेछु
तर दाऊदको राज्यलाई उत्तरोत्तर बढाई दिनेछु।”

133

यात्राको एक गीत, दाऊदको भजन।

- 1 जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन्
त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ।
- 2 हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ।
त्यो तेल उनको दाहीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।
- 3 यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिउँ जस्तो छ।
किनभने यो सियोनमा थियो, जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो।

134

मन्दिर गइरहेको बेलाको भजन।

- 1 परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो!
जसले रातभरि मन्दिरमा सेवा गरे।
- 2 दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ
र परमप्रभुलाई धन्य हो भन।
- 3 परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन।
जसले, स्वर्ग र पृथ्वी सृज्नु भयो।

135

1 परमप्रभुको प्रशंसा गर!

परमप्रभुको नाउँको प्रशंसा गर!

परमप्रभुको दासहरू, उहाँको प्रशंसा गर!

- 2 ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा
र परमप्रभुको मन्दिरका चोकहरूमा उभिएका छन्, उहाँको प्रशंसा गर।
- 3 परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भला हुनुहुन्छ।
उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ।

4 परमप्रभुले याक्बलाई रोज्नु भयो,

इसाएल परमप्रभु कै हो।

5 म जान्दछु परमप्रभु महान् हुनुहुन्छ!

हाम्रो स्वामी सबै देवताहरूभन्दा महान् हुनुहुन्छ!

6 परमप्रभुले चाहेका जेपनि

आकाशमा, पृथ्वीमा, पातालमा, समुद्रमा र गहिरा सागरहरूमा गर्नुहुन्छ।

7 परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ।

- परमेश्वरले बिजुली र वर्षा पठाउनु हुन्छ।
परमेश्वरले हावा ल्याउनुहुन्छ।
- 8 परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो।
9 परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो।
परमप्रभुले फिरऊन र उनका अधिकारी प्रति त्यस्ता घटनाहरू गराउनु भयो।
- 10 परमेश्वरले धेरै ठूला-ठूला जातिहरूलाई परास्त पार्नुभयो।
शक्तिशाली राजाहरूलाई पनि उहाँले मार्नुभयो।
- 11 परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो।
परमप्रभुले ओग भन्ने बाशानका राजालाई परास्त पार्नु भयो।
परमप्रभुले कनानका सबै जातिहरूलाई परास्त पार्नुभयो।
- 12 परमेश्वरले तिनीहरूका भूमि इस्राएल लाई सुम्पनु भयो। परमप्रभुले ती जग्गाहरू आफ्ना मानिसहरूलाई दिनुभयो।
- 13 हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ।
हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्।
- 14 परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो
तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो।
- 15 अन्य मानिसहरूका देवताहरू सन् र चौंटीका मूर्तिहरू थिए।
तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए।
- 16 ती मूर्तिहरूका मुखहरू थिए, तर बोल्न सक्दैनथे।
ती मूर्तिहरूका आँखाहरू थिए, तर देख्न सक्दैनथे।
- 17 ती मूर्तिहरूका कानहरू थिए, तर सुन्न सक्दैनथे।
ती मूर्तिहरूका नाकहरू थिए, तर सुघ्न सक्दैनथे।
- 18 तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्।
किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे।
- 19 हे इस्राएल को परिवार, परमप्रभुको प्रशंसा गर!
हे हारूनको परिवार, परमप्रभुको प्रशंसा गर!
20 हे लेवीको परिवार, परमप्रभुको प्रशंसा गर!
हे परमप्रभुको भक्तजनहरू हो, परमप्रभुको प्रशंसा गर!
- 21 सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो,
यरूशलेम र उहाँको वास-स्थानबाट
- परमप्रभुको प्रशंसा गर।

136

- 1 हामी परमप्रभुको प्रशंसा गरौं! किनभने उहाँ भलो हुनुहुन्छ।
उहाँको सेहपूर्ण करुणा अनन्तसम्म रहनेछ।
- 2 देवहरूका परमेश्वरलाई प्रशंसा गरौं!
उहाँको सेहपूर्ण करुणा अनन्तसम्म रहनेछ।
- 3 परमप्रभुहरूका पनि महा-परमप्रभुलाई प्रशंसा गरौं!
उहाँको सेहपूर्ण करुणा अनन्तसम्म रहनेछ।
- 4 परमेश्वरको प्रशंसा गरौं! जसले एकतैले नै आश्चर्यकामहरू गर्नुभयो।
उहाँको सेहपूर्ण करुणा अनन्तसम्म रहनेछ।
- 5 परमेश्वरको प्रशंसा गरौं! जसले आकाश बनाउनु बुद्धि लगाउनु भयो।
उहाँको सेहपूर्ण करुणा अनन्तसम्म रहनेछ।
- 6 परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो,
उहाँको सेहपूर्ण करुणा अनन्तसम्म रहनेछ।
- 7 परमेश्वरले ठूला-ठूला ज्योतिहरू बनाउनु भयो,
उहाँको सेहपूर्ण करुणा अनन्तसम्म रहनेछ।
- 8 दिनमा शासन गर्ने परमेश्वरले घाम बनाउनु भयो।
उहाँको सेहपूर्ण करुणा अनन्तसम्म रहनेछ।
- 9 परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो।
उहाँको सेहपूर्ण करुणा अनन्तसम्म रहनेछ।
- 10 परमेश्वरले मिश्रमा सबै भन्दा पहिला जन्मेका पुरूषहरू र पशुहरू मार्नु भयो।
उहाँको सेहपूर्ण करुणा अनन्तसम्म रहनेछ।
- 11 परमेश्वरले मिश्रबाट इस्राएल लाई लानु भयो,
उहाँको सेहपूर्ण करुणा अनन्तसम्म रहनेछ।
- 12 परमेश्वरले आफ्नो महान् शक्ति र बल देखाउनु भयो।
उहाँको सेहपूर्ण करुणा अनन्तसम्म रहनेछ।
- 13 परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो।

- उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
 14 परमेश्वरले इस्राएल लाई समुद्र तानुं भयो।
 उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
 15 परमेश्वरले फिरेऊन र उनका सैन्यहरू लाल समुद्रमा डुबाई दिनु भयो।
 उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
 16 परमेश्वरले आफ्नो मानिसहरूलाई मस्भूमि भाए डोर्याउनु भयो।
 उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
 17 परमेश्वरले शक्तिशाली राजाहरूलाई हराउनु भयो।
 उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
 18 परमेश्वरले बलवान राजाहरूलाई पनि हराउनु भयो।
 उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
 19 परमेश्वरले अमोरीहरूका राजा सीहोनलाई हराउनु भयो।
 उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
 20 परमेश्वरले बाशानका राजा ओगलाई हराउनु भयो।
 उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
 21 परमेश्वरले तिनीहरूका जग्गा इस्राएल लाई दिनुभयो।
 उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
 22 परमेश्वरले त्यो जग्गा उपहारको रूपमा इस्राएल लाई दिनुभयो।
 उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
 23 परमेश्वरले हामी हारेको बेलामा संझनु भयो।
 उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
 24 परमेश्वरले शत्रुहरूबाट हामीलाई बचाउनु भयो।
 उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
 25 परमेश्वरले प्रत्येकलाई खाना दिनुभयो।
 उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
 26 स्वर्गका परमेश्वरको प्रशंसा गरौं।
 उहाँको सेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

137

- 1 हामी बाबेल नदीहरूका किनारमा बसेर
 सियोनलाई सम्झेर रोयौं।
 2 हामीले हाम्रा वीणाहरू छेउमा भएकी बेसीको स्खहरूमा झुण्डाए राख्यौं।
 3 बाबेलमा जसले हामीलाई पत्रेर राखे उनीहरूले नै गीत गाउनु भने।
 तिनीहरूले हामीलाई खूशीका गीतहरू गाउन भने,
 तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने।
 4 तर कसरी विदेशमा हामीहरू
 परमप्रभुका गीतहरू गाउन सक्छौं?
 5 हे यरूशलेम, यदि मैले तिमीलाई बिरसेको भए,
 मैले कहिल्यै फेरि दाहिने हातले वीणा बजाउनु बिसिनि थिएँ।
 6 यरूशलेम यदि मैले तिमीलाई भुलेको भए
 तब म भरोसा गर्छु फेरि कहिल्यै गाउने थिईन्।
 म कसम खौन्छु,
 म तिमीलाई कहिलै भुल्ने छैन।

- 7 म कसम खौन्छु यरूशलेम साथै मेरो महान् आनन्द हुनेछ।
 हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्।
 तिनीहरूले चिच्यए, “पूर्णरूपले विध्वंस पार,
 त्यसको जगसम्मै पूर्णरूपले विध्वंस गर।”

- 8 हे बेबिलोन, तिमी नाश हुनेछौं!
 त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ जुन दण्डको निम्ति तिमी योग्य थियौं। त्यस पुरूषलाई धन्यवाद देऊ जसले तिमीलाई
 कष्ट दियो जसरी तिमीले हामीलाई कष्ट दियौं।
 9 त्यस मानिसलाई धन्यवाद देऊ
 जसले तिमीहरूका शिशुहरू समाते र तिनीहरूलाई ढुङ्गामा थेचारे।

138

दाऊदको भजन।

- 1 हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।
 सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
 2 हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउछु।

- म तपाईंको नाउँको प्रशंसा गर्छु, तपाईंको स्नेहपूर्ण करुणा र विस्वासको प्रशंसा गर्छु।
 तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ।
 अहिले, तपाईंले यसलाई अझ महान बनाउनुभयो!
 3 हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।
 अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।
- 4 हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि
 पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
- 5 तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्
 किनभने परमप्रभुको महिमा महान छ।
- 6 परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,
 तर पनि उँहाले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ।
 परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ,
 तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
- 7 परमेश्वर, यदि म संकटमा परे भने मलाई सप्राण राख्नुहोला।
 यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनु होस्।
- 8 परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।
 परमप्रभु, तपाईंको स्नेहपूर्ण करुणा अनन्त रहनेछ।
 परमप्रभु, तपाईंले हामीलाई रचनु भयो, यसैले हामीलाई नत्याग्नु होस्!

139

प्रमुख संगीतकारलाई, दाऊदको एक स्तुति-गान।

- 1 हे परमप्रभु, तपाईंले मलाई जँचनु भयो।
 तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।
- 2 म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ।
 धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ।
- 3 परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छ भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ।
 मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ।
- 4 हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा
 मेरो मुखबाट निस्कनु अघि नै तपाईं जान्नुहुन्छ।
- 5 हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर।
 तपाईंले माया गरेर मेरो शिरमा हात राख्नुहुन्छ।
- 6 तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें,
 मलाई यी कुराहरू बुझ्नलाई एकदम कठिन पर्यो।
- 7 म जता-जता जान्छु तपाईंको आत्मा त्यता-त्यतै हुन्छ।
 हे परमप्रभु, म तपाईंको सम्मुखबाट फुत्किन सकिदैनं।
- 8 हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ।
 यदि म पाताल तर्फ झरे तपाईं त्यतै हुनुहुन्छ।
- 9 परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गए भने, तपाईं त्यतै तिर हुनुहुन्छ।
 यदि म पश्चिम समुद्र तिर गए तपाईं त्यतै तिर हुनुहुन्छ।
- 10 त्यहाँ पनि तपाईंको दाहिने हातले मलाई पक्रन्छ
 अनि मलाई त्यही हातले डोर्याउनु हुन्छ।
- 11 हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु,
 “दिन रातमा परिवर्तन भएको छ।
 निश्चय रातले मलाई लुकाउनेछ।”
- 12 तर अन्धकार पनि तपाईंको निम्ति अन्धकार हुँदैन।
 परमप्रभु, तपाईंको निम्ति रात दिन झैं उज्ज्वल छ।
 तपाईंको निम्ति रात र दिन उस्तै हो।
- 13 हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो।
 म आमाको गर्भमा हुँदा मेरो विषयमा सबै कुराहरू जान्नुहुन्छ।
- 14 हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो।
 म खुब जान्दछु कि जे तपाईंले गर्नुभयो, आश्चर्यपूर्ण छ।
- 15 तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ।
 जब मेरो शरीरले आफ्नो रूप लिँदै बढ्दै गयो तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो।
- 16 तपाईंले मेरो अंग-प्रत्यंग बढ्दै गरेको नियाल्नु भयो, तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो।
 तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो। कुनै दिन पनि त्यसै खाली गएन।
- 17 तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्।
 हे परमेश्वर, तपाईं यति विघ्न जान्नुहुन्छ!

- 18 यदि मैले ती सबै गन्न सकदो हुँ ता तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला।
अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु।
- 19 हे परमेश्वर, दुष्ट मानिसहरूलाई मारुं होस्।
त्यस्ता हत्याराहरू मदेखि टाढै राखी दिनुहोस्।
- 20 ती दुष्टहरूले तपाईंको बारेमा नराम्रा कुराहरू गरे
तिनीहरूले तपाईंको नाउँको पनि बदनाम गरे।
- 21 हे परमप्रभु, म ती मानिसहरूलाई घृणा गर्दछु ज-जसले तपाईंलाई घृणा गर्दछन्।
म ती मानिसहरूलाई घृणा गर्दछु जो तपाईंको विरुद्धमा उठ्दछन्।
- 22 म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु!
तपाईंका शत्रुहरू मेरो पनि शत्रुहरू हुन्।
- 23 हे परमप्रभु, मेरो हृदयमा हेर्नुहोस् अनि मेरो मनलाई जान्नुहुन्छ।
मलाई जान्नुहोस् र मेरो विचारहरू जान्नुहुन्छ।
- 24 मसँग त्यस्तो कुनै पापपूर्ण विचारहरू छ भने हेर्नु होस्,
अनि त्यस्तो बाटोमा डोराई लैजानु होस् जुन अनन्त रहनेछ।

140

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

- 1 हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस्,
कुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्।
- 2 तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्।
तिनीहरू युद्ध गर्नलाई सँधै नै तयार हुन्छन्।
- 3 तिनीहरूका जिब्राहरू विषालु सर्पहरूका जस्तै छन्।
त्यो सर्पको विष तिनीहरूको जिब्रो मुनि रहे जस्तै हो।
- 4 हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्,
कुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस्, तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।
- 5 ती अंहकारीहरूले मेरो निम्ति पासो थापे।
तिनीहरूले मलाई पक्रन भनी जाल फिजाए।
तिनीहरूले मेरो बाटोमा पासो थापे।
- 6 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
- 7 हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ। तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ।
तपाईं मेरो मुकुट सरह हुनुहुन्छ जसद्वारा युद्धमा मेरो शिर सुरक्षित पारिन्छ।
- 8 हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्।
तिनीहरूले चाहेका कुराहरू नपाऊन्। तिमीहरूका योजनाहरू सफल नहोस्।
- 9 परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्र नदिनुहोस्। ती मानिसहरूले दुष्ट योजना बनाउँछन्।
तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै पर्छन्।
- 10 जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्,
मेरो शत्रुहरूलाई आगोमा फर्पोकियोस् तिनीहरूलाई चिहानमा फर्पोकिदिनु होस्
ताकि उनीहरू चढेर आउनु कहिल्यै नसक्नु।
- 11 परमप्रभु, ती झटाहरूलाई बस वा बाँचन नदिनुहोस्।
नराम्रा कुराहरू ती नराम्रा मानिसहरूमा नै घटोस्।
- 12 म जान्दछु कि परमप्रभुले दीन-दुःखी मानिसहरूलाई निष्पक्ष रूपले न्याय गर्नुहुनेछ
परमेश्वरले असहाय मानिसहरूलाई साथ दिनुहुनेछ।
- 13 धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु।
सोझा मानिसहरूले तपाईंलाई पूज्ने छन्।

141

दाऊदको स्तुति-गान।

- 1 हे परमप्रभु, मैले तपाईंलाई गृहार मागे।
मेरो प्रार्थना सुनि दिनुहोस्।
चौँडो आएर मलाई साथ दिनुहोस्।
- 2 परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस्
यो साँझको बेलाको बलिदान जस्तो होस्।
- 3 हे परमप्रभु, मैले भनेका कुराहरूमा अर्धीन गर्न मलाई सहायता दिनुहोस्।

- म के भन्छु त्यस विषयमा होशियार हुन सहायता गर्नुहोस्।
- 4 मलाई नराप्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्,
दुष्ट मानिसहरूले अनुचित काम गर्छन्, मलाई तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्।
मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस्, जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्।
- 5 म त्यसलाई दया सम्झने थिएँ, यदि एकजना धर्मी मानिसले मलाई पिटोस्।
तपाईंका भक्तजनहरूले मलाई चेटाउनी दिऊन्।
तिनीहरूलाई त्यसो गर्न असल हुन्छ्यो।
म ती कुराहरू स्वीकार गरौंला।
तर म सधैं ती दुष्ट मानिसहरूको विरोधमानै प्रार्थना गर्नेछु।
- 6 तिनीहरूका अधिकारीहरूलाई दण्ड होस्
तब मैले सत्य बोलेको उनीहरूले बुझ्नेछन्।
- 7 मानिसहरूले खन्दै र जोत्दै जमीन वरिपरि मैला थुपारे वा फिजाए।
यस्तै प्रकारले, हाम्रा हड्डीहरू तिनीहरूका चिहानमा वरिपरि फिजिए गए।
- 8 हे परमप्रभु मेरो स्वामी, मैले तपाईंको सहायता खोजेँ
म तपाईंमा भरोसा गर्छु मलाई मर्न नदिनु होस्।
- 9 दुष्ट मानिसहरूले मेरो लागि पासो थापे।
मलाई ती पासोहरूमा फस्न नदिनुहोस्। मलाई पासोमा पर्न नदिनुहोस्।
- 10 ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफै फस्न
ता कि म चाँहि त्यहाँबाट उम्कनसक्छु।

142

यो उनी ओडारमा हुँदा खेरीको भजन। दाऊदको मास्किल भन्ने भजन-प्रार्थना।

- 1 म परमप्रभुलाई मेरो सहयोगको लागि पुकार्दछु।
म परमप्रभुलाई पुकार्दछु।
- 2 म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु।
म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु।
- 3 मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे।
म त्याग्न तयार छु।
तर परमप्रभुले मप्रति के हुन भन्ने कुरा जान्नुहुन्छ।
- 4 मैले वरिपरि हेरेँ,
अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दैन।
मेरो भाग्ने ठाउँ कतै छैन।
कसैले पनि मलाई बचाउने प्रयास गर्दैन।
- 5 यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु।
हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
परमप्रभु, तपाईं मलाई अनवरत बाँचन दिनुहोस्।
- 6 परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्,
मलाई तपाईंको अति खोचो छ।
मलाई खेदने ती मानिसहरूबाट बचाउनुहोस्,
तिनीहरू मभन्दा पनि बलिया छन्।
- 7 मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस्
ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सक्छु
अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्।
किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ।

143

दाऊदको एउटा भजन।

- 1 हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्।
मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्।
तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्।
- 2 मलाई कुनै मामिला नलगाउनु होस्।
म आफै आफ्नो प्रतिक्षा गर्न सक्ने थिइँँ। तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिँदैन।
- 3 तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्।
तिनीहरूले मेरो जीवन मैला-फोहोरझैँ अभिशप्त पारे।
धेरै बष अगाडि मेरो मानिस सरह
तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले।
- 4 म छोडन तयार छु

- म आफ्ना आँट हराई रहेछु।
 5 तर म ती घटनाहरू सम्झन्छु जुन धेरै बंध अगाडि घटेको थियो।
 म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु।
 म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु जुन तपाईंले आफ्नो महान शक्तिद्वारा गर्नुभयो।
 6 परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु।
 बाँझो धर्तीले वर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु।
 7 परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्!
 मैले आफ्नो आँट हराएँ।
 मदेखि टाढा नभाग्नु होस्।
 मलाई मर्नबाट जोगाउनु होस् र ती मेरेर बिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।
 8 परमप्रभु, आज बिहान तपाईं आफ्नो सेहपूर्ण करुणा मलाई देखाउनु होस्।
 म तपाईंलाई भरोसा गर्दछु
 मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस्
 तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरेँ!
 9 हे परमप्रभु, म तपाईंको सुरक्षाको निम्ति आएको छु।
 मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्।
 10 तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्।
 तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
 तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।
 11 हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्,
 यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्।
 तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस्
 अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्।
 12 हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस्,
 अनि मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्
 जसले मलाई मार्ने प्रयास गरिरहेका छन्।
 किनभने म तपाईंको दास हूँ।

144

दाऊदको भजन।

- 1 परमप्रभुको प्रशंसा गर,
 परमप्रभु मेरो चट्टान हुनुहुन्छ।
 परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ।
 उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो।
 2 परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ।
 परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ।
 परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ।
 परमप्रभु मेरो ढाल हुनुहुन्छ।
 म उहाँमा भरोसा राख्दछु,
 परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।
 3 हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्?
 किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ?
 4 मानिसको जीवन हावाको झोका मात्र हो।
 मानिसको जीवन अस्थायी छाया जस्तो मात्र हो।
 5 हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस्
 पर्वतहरूमा छुनुहोस् र धुँवाँ त्यहाँबाट उठ्ने छ।
 6 परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई भगाउनु होस्।
 तपाईंका “काँडहरू” चलाउनु होस् र तिनीहरूलाई खेदुहोस्।
 7 परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्!
 मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्।
 मलाई ती परदेशीहरूबाट बचाउनु होस्।
 8 ती शत्रुहरू झट्टाहरू हुन्।
 तिनीहरूले जे कुरा गर्छन् तिनीहरू सत्य छैनन्।
 9 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक कुराहरूका बारेमा।
 म एक नयाँ गीत गाउने छु म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु।
 10 परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो।

- परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।
 11 मलाई ती विदेशीहरूबाट बचाउनु होस्।
 ती शत्रुहरू झुटा छन्।
 तिनीहरूले भनेका कुराहरू असत्य छन्।
- 12 हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्।
 हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।
- 13 हाम्रो भण्डारहरू
 नाना प्रकारका अन्नहरूले भरिएका छन्।
 हाम्रा भेडाहरूले प्रसस्त पाठाहरू जन्माउनु।
 त्यहाँ हाम्रो खेतहरूमा हजारौं-हजार भेडाहरू होस्।
 14 हाम्रा गाईहरूले प्रशस्ते बाछा-बाछीहरू पाउनेछन्।
- हाम्रा शत्रुहरूले हाम्रा पर्खाल भत्काउन सक्ने छैनन्,
 र हाम्रा एक जना मानिस पनि लानपाउने छैनन्,
 हाम्रा गल्लीहरूमा रूवबासी हुनेछैन।
- 15 सौँचो आशिष पाउनु कति असल कुरा हो।
 यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने, ती मानिसहरू आशिषित हुन्छन्।

145

दाऊदको स्तुतिको भजन।

- 1 म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु।
 म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।
- 2 म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।
 म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु।
- 3 परमप्रभु महान् हुनुहुन्छ मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्
 उहाँले गर्नु वा रचनुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
- 4 परमप्रभु, तपाईंले गर्नु वा रचनुभएको कार्यहरूका निम्ति
 मानिसहरूले सर्वदा र अनन्तरपमा प्रशंसा गर्नेछन्।
- 5 तपाईंको शाही र महिमा अश्चर्यजनक छन्
 म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।
- 6 हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्।
 म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।
- 7 मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्।
 मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्।
- 8 परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
 परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
- 9 परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ।
 परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।
- 10 परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ।
 तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
- 11 तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ।
 तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।
- 12 परमप्रभु, यसकाण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्।
 मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्दछन्।
- 13 परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ।
 तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।
- 14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ।
 परमप्रभु जो संकटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
- 15 परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन्
 अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।
- 16 परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस्
 अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।
- 17 प्रत्येक कुरा परमप्रभुले गर्नुभएको धार्मिक अनि उचित छ।
 प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ भन्ने दर्शन्छ।
- 18 जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
 जसले परमप्रभुलाई सौँचो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
- 19 परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्। परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सन्नु हुन्छ, ध्यान दिनुहुन्छ।

- उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।
 20 जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ
 तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
 21 म परमप्रभुको प्रशंसा गर्नेछु!
 म प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु!

146

- 1 परमप्रभुको प्रशंसा गरौं!
 मेरो प्राण, परमप्रभुको प्रशंसा गर!
 2 जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु
 जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।
 3 साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर।
 किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।
 4 मानिसहरू मर्दछन् र गाडिन्छन्!
 अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्।
 5 तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्।
 ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।
 6 परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो।
 परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रचनु भयो।
 परमप्रभुले तिनीहरूलाई सधैं रक्षा गर्नुहुन्छ।
 7 दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ।
 परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो।
 कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।
 8 परमप्रभुले अन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो।
 परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो संकटमा परेका छन्।
 परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
 9 परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ।
 परमप्रभुले विधुवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ
 तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।
 10 परमप्रभुले सधैंको निम्ति राज्य गर्नुहुनेछ
 हे सियोन! तपा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ।

परमप्रभुको प्रशंसा गरौं।

147

- 1 परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ।
 परमप्रभुप्रति स्तुतिगान गर!
 उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो।
 2 परमप्रभुले यरूशलेम बनाउनु भयो।
 परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो, जसलाई कैदी बनाएर थुनिएको थियो।
 3 परमेश्वरले तिनीहरूको भाँचेको हृदय निको पारिदिनु हुन्छ।
 तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
 4 परमेश्वरले ताराहरू गन्नुहुन्छ
 र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।
 5 हाम्रो स्वामी महान् हुनुहुन्छ। उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ।
 उहाँको ज्ञान अपार छ।
 6 परमप्रभु नम्र मानिसहरूलाई सथाउनु हुन्छ
 तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।
 7 परमप्रभुलाई धन्यवाद छ।
 हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।
 8 परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ।
 परमेश्वरले पृथ्वीमा वर्षा पठाउनु हुन्छ
 परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।
 9 परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ।
 परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।
 10 युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले
 उहाँलाई खुशी पार्दैन।
 11 परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ जसले उहाँलाई पूज्दछन्।
 परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ जसले उहाँको प्रेममा भरोसा राख्दछ।

- 12 हे यस्शलेम! परमप्रभुको प्रशंसा गर!
हे सियोन! आफ्ना परमप्रभुको प्रशंसा गर।
- 13 यस्शलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो।
अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।
- 14 परमेश्वरले तिमीहरूलाई आफ्नो देशमा ल्याइदिनु भयो।
यसैले शत्रुहरूले तिमीहरूका अन्नहरू युद्धमा लगेनन्। अनि तिमीहरूसँग प्रशस्त खाद्य-पदार्थहरू छन्।
- 15 परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो,
यसले तुरन्तै पालन गर्यो।
- 16 जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिमबर्षा गराउनु हुन्छ।
परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनुहुन्छ।
- 17 परमेश्वरले आकाशबाट चट्टानहरू झैं असिना बर्षाउनु हुन्छ।
उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन।
- 18 त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो, अनि फेरि तातो बतास बहन थाल्यो
हिउँ पल्लियो अनि पानी बग्न थाल्यो।
- 19 परमेश्वरले आज्ञाहरू याकृबलाई दिनुभयो,
परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएल लाई दिनुभयो।
- 20 परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन।
परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन।

परमप्रभुको प्रशंसा गर!

148

1 परमप्रभुको प्रशंसा गर!

माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो।

परमप्रभुको प्रशंसा गर।

2 हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर!

उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!

3 हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर।

आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।

4 हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर!

आकाशमाथि भएका पानी हो! परमप्रभुको प्रशंसा गर!

5 परमप्रभुको प्रशंसा गर।

किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।

6 परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रचनुभयो।

परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।

7 हे पृथ्वीमा भएका सारा कुराहरूले, परमप्रभुको प्रशंसा गर!

समुद्रमा भएका सारा ढुल-ढुला प्राणीहरू हो! परमप्रभुको प्रशंसा गर।

8 परमेश्वरले आगो र हिउँ,

असिना, धुँवा, आँधी, बतास रचनुभयो।

9 परमेश्वरले पर्वतहरू र ढाँडा-काँडाहरू रचना गर्नुभयो,

फलका स्खहरू र देवदारको स्खहरू रचनुभयो।

10 परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू, सानो सानो घसने जन्तुहरू साथै चरा-चरुङ्गीहरू रचनु भयो।

11 परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो।

परमेश्वरले अगुवाहरू र न्यायाकर्ताहरू बनाउनु भयो।

12 परमेश्वरले जवान पुरुष र नारीहरू रचनु भयो।

परमेश्वरले बुद्ध र युवा मानिसहरू रचनुभयो।

13 परमप्रभुको नाउँको प्रशंसा गर!

सदा-सर्वदा उहाँको नाउँको सम्मान गर।

स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले

उहाँको प्रशंसा गरोस्!

14 परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ।

मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्। मानिसहरूले इस्राएल लाई प्रशंसा गर्नेछन्।

तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो, परमप्रभुको प्रशंसा गरौं!

149

1 परमप्रभुको प्रशंसा गर।

- परमप्रभुले रचनु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ!
 महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्।
- 2 इसाएल का मानिसहरूले आफ्नो सृष्टिकर्तामा आनन्द होऊन्।
 सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।
- 3 ती मानिसहरूले नाचदै खैजडी र वीणाहरू बजाउँदै
 परमप्रभु परमेश्वरको प्रशंसा गर्नुन्।
- 4 परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ।
 परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो।
 उहाँले तिनीहरूलाई बचाउनु भयो!
- 5 हे परमेश्वरका चेलाहरू, आफ्नो विजयमा प्रफुल्लित होऊ!
 स्रष्टा गइसके पश्चात् पनि सुखी होऊ।
- 6 मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गर्नुन्
 अनि आफ्ना तरवारहरू हातमा लिऊन्।
- 7 आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ।
 ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ।
- 8 परमेश्वरका मानिसहरूले ती राजा र प्रमुख मानिसहरूलाई
 साङ्गलाले बाँध्नेछन्।
- 9 परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन्
 परमेश्वरले गर्नु भएको आज्ञा जस्तै परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर।
- परमप्रभुको प्रशंसा गर!

150

1 परमप्रभुको प्रशंसा गर!

- परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर!
 उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर!
- 2 परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर।
 उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर!
- 3 नरसिंहा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर!
 वीणाहरू बजाएर उहाँको प्रशंसा गर।
- 4 खैजडीहरू बजाउँदै नाचदै परमेश्वरको प्रशंसा गर।
 तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर।
 बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर!
- 5 झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर!
 झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर!
- 6 प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर।
- परमप्रभुको प्रशंसा गर!

हितोपदेशको पुस्तक

प्रस्तावना

- 1 यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए।
- 2 मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्राहण गर्न सिकाउँछन्।
- 3 यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, इमान्दार हुने सही मार्गदर्शन गर्छन्।
- 4 यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्।
- 5 बुद्धिमान मानिसहरूले यी वचनहरू सुनेर अथवा पढेर आफ्नो ज्ञान बढाई दिशा निर्देशन पाउँछन्। ती बुद्धिमान मानिसहरूले यी वचनहरूबाट अझ वैशी ज्ञान विकास गराउन सक्छन् र अझ ज्ञानी हुन्छन्। अनि त्यस्ता मानिसहरू जो समस्या समाधान गर्न निपुण छन् तिनीहरूले यी वचनहरूबाट अझ ज्ञान-आर्जन गर्छन्।
- 6 तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन्। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्।
- 7 परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले* अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।

उसको छोरोलाई सुलेमानको उपदेश

- 8 हे मेरो छोरो, आफ्नो बाबुले कुरा सुन् जब उनले तिमीलाई प्रशिक्षण दिन्छन् अनि आफ्नी आमाले दिएको शिक्षालाई अवहेलना नगर।
- 9 तिम्ना आमा बाबुले तिमीलाई सिकाएका शिक्षाहरू कुनै मानिसलाई सुहाउँदो मुकुट अथवा सबैलाई अझ शोभायमान गराउने सुनको हार झैं हुन्।
- 10 हे मेरो छोरा, केही मानिसहरू नराप्रो कर्म गर्न रुचाउँछन् अनि त्यस्ता मानिसहरूले तिमीलाई पनि नराप्रो कर्म गर्न उत्साह दिन्छन् तिनीहरूको कुरा नसुन्।
- 11 त्यस्ता मानिसहरूले भन्लान, “हामी सित आऊ, हामी लुकेर ढुकाँौ अनि कसैलाई मार्नेछौं। हामी निर्दोष मानिसमाथि जाईलामेछौं।
- 12 आऊ, हामी त्यस मानिसलाई जसरी चिहानले लाश निन्छ त्यसरी नै सम्पूर्णरूपले त्यसलाई निल्ने छौं, जसरी चिप्लेर कोही गहिरो खाल्डामा झर्छ त्यसरी नै त्यस मानिसलाई शून्य पार्नेछौं।
- 13 हामी धेरै बहुमूल्य चीजहरू लुटेर आफ्नो घर लैजानेछौं।
- 14 यसकारण हामी सित आऊ अनि हामीलाई सहायता गर। हामीले लुटेर पाएको प्रत्येक चीजको भाग बराबरी बाँड्नेछौं।”
- 15 हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख।
- 16 किनभने तिनीहरू पाप कर्म गर्न सधैं अग्रसर रहन्छन् अनि तिनीहरू कसैको हत्या गर्न हतारिन्छन्।
- 17 बेकारख जाल थापुन् जब सबै चराहरूले तिमीलाई देखिरहेका हुन्छन्।
- 18 यसर्थ जो मानिस निर्दोष मानिसलाई हत्या गर्न लुकेर बसेको हुन्छ, वास्तवमा त्यो मानिस त्यस्तै जालमा फँसेर मर्छ।
- 19 जो मानिसहरू भ्रष्ट कर्मद्वारा धन कमाउने लालचमा बस्छन् तिनीहरूको अन्त पनि नराप्रो प्रकारले नै हुन्छ।

असल स्त्रीको बुद्धि

- 20 सुन्, ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छ। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे।
- 21 ज्ञानले भीड गल्लीहरूमा बोलाइरहेकीछे। ज्ञान नगरको फाटकमा बसेर मानिसहरूलाई बोलाई रहन्छे। ज्ञानले भन्छे,
- 22 “अनुभवहीन मानिसहरू। आफ्नो सरलतालाई तिमी गिल्ला गर्नेहरू, कहींले सम्म गिल्ला गरी आनन्द लिइरहने छौ। हे मूर्खहरू हो! तिमीहरूले कहिले सम्म बुद्धिलाई घृणा गरिरहने छौ।
- 23 यदि तिमीहरूले मेरो हप्कीलाई ध्यान दियो भने, मे जे जान्दछु तिमीलाई भन्नेछु अनि मेरो जम्मा बुद्धि सिकाउनेछु।
- 24 “मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाएँ तर तिमीहरूले म तिर ध्यान दिएनौ।
- 25 र मेरा सबै उपदेशहरू सुनेनौ। मेरा हप्कीहरू अस्वीकार गर्थौं।
- 26 यसकारण तिमीहरू नाश हुँदा म हाँसेछु। जब तिमीहरूमाथि आपत्ति आउँछ म तिमीहरूलाई खिसी गर्नुछु।
- 27 जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ। जब हटात प्रकोपको भूँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।
- 28 “नब तिमीहरूले मलाई बोलाउनेछौ र मैले जवाफ दिनेछैन। तिमीहरूले सहायताको निम्ति मलाई खोज्नेछौ, तर मबाट तिमीहरूले सहायता पाउने छैनौ।
- 29 म तिमीहरूलाई सहायता गर्ने छैन कारण मैले दिएको ज्ञान तिमीहरूले लिन अस्वीकार गरेका छौ तिमीहरूले परमप्रभुको डर मान्न र उहाँलाई सम्मान गर्न अस्वीकार गरेका थियो।
- 30 तिमीहरूले मेरो उपदेश सुन्न अस्वीकार गरेका थियो। जब मैले तिमीहरूलाई सही मार्ग-दर्शन गराउन खोजें त्यस वखत तिमीहरूले मलाई ध्यान दिएनौ।
- 31 तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्ने पछ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ।
- 32 “अनुभवहीन मानिसहरू बालिन्छन् अनि मर्छन्, मूर्खहरू कुनै विषयमा चिन्तित हुँदैनन् अनि यसले तिनीहरूलाई नष्ट गर्छ।
- 33 तर त्यो मानिस जसले मलाई पछ्याउँछ ऊ सधैं सुरक्षित रहनेछ। त्यस्ता मानिस अचानक आइपर्ने खतराहरूबाट सुरक्षित रहनेछन्।”

2

ज्ञानका कुराहरू सुन्

- 1 मेरो छोरा! म जे भन्छु ग्रहण गर। मेरा आदेशहरू स्मरण गर।

* 1:7: मूर्खहरूले हिब्रूमा “मूर्ख” को अर्थ “अधर्मतिर लाग्ने” पनि हुन सक्छ।

- 2 ज्ञानका कुराहस्मा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ।
- 3 ज्ञानका निम्ति बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ।
- 4 चाँदी खोजे झैं ज्ञान खोज, गाड-धन खोजे झैं ज्ञान खोज।
- 5 यदि तिमीले यसो गर्‍यो भने परमप्रभुको डर मान्नुको अर्थ के हो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।
- 6 परमप्रभुले ज्ञान दिनुहुन्छ। बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्।
- 7 उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ।
- 8 उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरु प्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहाडा दिनु हुन्छ।
- 9 यसर्थ परमप्रभुले तिमीहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमीहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ।
- 10 बुद्धि तिम्रो हृदयमा पसेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ।
- 11 ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ।
- 12 ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ।
- 13 यस्ता मानिसहरू इमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्।
- 14 तिनीहरू नराप्ति कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्।
- 15 तिनीहरूको मार्गमा भरोसा गर्न सकिदैन, तिमीहरूका मार्गहरू कपटपूर्णछन्। तिनीहरू झूटो बोल्छन् अनि टन्छन्। तर तिम्रो ज्ञान र बुद्धिले तिमीलाई ती चीजहरूबाट अलग राख्छ।
- 16 बुद्धिले तिमीहरूलाई पर-श्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ।
- 17 जब त्यो आइमाई तरुणी थिई त्यसले विहे गरी, तर त्यसले आफ्नो लोभलाई छाडि दिई। आफूले परमेश्वरको अघि विहेको समयमा गरेको प्रतिज्ञा भली।
- 18 अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ। उसको पछि लाग्ने मर्नेछ।
- 19 जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन।
- 20 ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्म मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ।
- 21 इमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बसेछन्।
- 22 तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ।

3

सही जीवन जीउनाले तिम्रो आयु थपिन्छ

- 1 हे मेरा छोरा, मेरा शिक्षाहरूलाई नभूल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।
- 2 मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउन सिकाउँछ।
- 3 प्रेम, विद्यासनीयताले तिमीलाई कहिल्यै नछाडोस। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथी गलामा लगाई राख।
- 4 तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।
- 5 तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भर नपार।
- 6 तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ।
- 7 आफैलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराउनु अनि दुष्कर्मबाट टाढो बस्।
- 8 यदि तिमीले यसो गर्‍यो भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पैय वस्तु झैं हुनेछ।
- 9 तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोत्तमबाट परमप्रभुलाई चढाऊ।
- 10 त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ।
- 11 हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर।
- 12 किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधानु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ।
- 13 धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो।
- 14 ज्ञानको जो लाभ हुन्छ त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो।
- 15 ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक भन्दा अधिक मूल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मूल्यवान अरु हुन सक्तैन।
- 16 ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ।
- 17 ज्ञानका मार्गहरू आनन्ददायक हुन्छन् ज्ञान मार्गबाट शान्ति पाइन्छ।
- 18 ज्ञान एउटा मानिसको निम्ति जीवनको बुझ झैं हो जसले उसलाई बलिय गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ सधैँ धन्य रहन्छन्।
- 19 परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो।
- 20 उहाँको ज्ञान द्वारा परमप्रभुले समुद्र र बादल सृजना गर्नु भयो जसबाट पानी पर्छ।
- 21 हे मेरा छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझलमा नपार। विजयहरूमा नियालेर सोच अनि होशियारीसित योजनाहरू बनाऊ।
- 22 ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन् र यसले तिम्रो जीवन सुन्दर पार्नेछ।
- 23 त्यसपछि तिमी सुरक्षित बसेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिडने छौ कतै पल्टनै छैनौ।
- 24 जब तिमी ओह्यानामा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ।
- 25 तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु।
- 26 किनभने परमप्रभु तिमीहरूको छेवैमा हुनुहुनेछ, यसर्थ उहाँले नै तिम्रो पाऊ कतै फँस दिनु हुन्न।
- 27 जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर।
- 28 जब तिमिसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल।
- 29 तिमीहरूका छिमेकीहरूका विरुद्ध नराप्ति योजना नबनाऊ जो तिम्रो छेउमा बस्छअनि तिमीमाथि भरोसा गर्छन्।
- 30 कुनै कारण बिना कसैलाई अदालतमा नधिस्थाउ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने।

- 31 उपद्वर्ग गर्ने मानिसको इर्ष्या नगर, अनि ऊ जस्तै हुन नखोज।
- 32 किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ इमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।
- 33 दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि इमान्दार मानिसको घर उहाँद्वारा आशीर्षित हुन्छ।
- 34 यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउछ भने परमेश्वरले त्यस मानिसलाई टपड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ।
- 35 ज्ञानी मानिसले आदर पाउँछन, तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।

4

ज्ञानको महत्व

- 1 हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ।
- 2 म तिमीलाई गहिरो ज्ञान दिन्छु। मैले दिएको यो शिक्षा तिमीले नत्याग।
- 3 एक समयमा म पनि मेरो पिताको एउटा छोरा थिएँ अनि मेरी आमाको प्रिय सानो केटो थिएँ, उनको एउटै मात्र छोरो।
- 4 अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, "मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ।
- 5 ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु।
- 6 ज्ञानलाई नत्याग, ज्ञानलाई प्रेम गर, तब ज्ञानले तिप्रो रक्षा गर्नेछ।
- 7 "सबभन्दा महत्वपूर्ण कुरो नै ज्ञान हो। तिमीले ज्ञान प्राप्त गर्न आफूसँग भएको सबै बेच।
- 8 ज्ञानलाई सम्मान गर अनि यसैले तिमीलाई महान बनाउँने छ। ज्ञानलाई अँगाल यसले तिमी मा सम्मान ल्याउनेछ।
- 9 उसले तिप्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुगोभित पाउँछ।"
- 10 हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ।
- 11 म तिमीलाई ज्ञानको बाटोको शिक्षा दिइरहेको छु। अनि मैले तिमीलाई सोझोबाटोमा डोर्याइरहेको छु
- 12 जब तिमी अघि बढ्छौ, तिप्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुछौँ तिमीलाई ठेस लाग्ने छैन।
- 13 अर्तीलाई समातिराख् अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिप्रो जीवन हो।
- 14 दुष्ट मानिसहरूको बाटो नकुल्छ अनि दुष्ट मानिसहरूको मार्गमा नहिड।
- 15 यसलाई त्याग, यसलाई काटेर पनि नजाऊ! त्यसलाई तिप्रो पिर्दुँ फर्काई देऊ अनि टाढा हिँड।
- 16 दुष्ट मानिसहरू दुष्टयाई नागी स्र्न सक्नेनन्। जब सम्म कसैलाई नोकसान पुर्याउँदैन तिनीहरू निर्दोष नै सक्नेनन्।
- 17 किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्वाह गर्छन् र पाशविक कमाईबाट मघ पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जस्तिकै स्वभाविक हो।
- 18 तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झै हुन्छ जसले मध्याह्न सम्म प्रकाश बढाउँदै जान्छ।
- 19 दुष्टहरूको चाल अत्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खाँन्छ।
- 20 हे मेरा छोरा, मेरा कुराहरू सुन। मैले के भन्छु ध्यान दिएर सुन।
- 21 ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामने बाट टाढा नराख।
- 22 मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दुरुस्ती दिन्छ।
- 23 सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिप्रो मन तिप्रो जीवनको स्रोत हो।
- 24 तिप्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ। झटो नबोले।
- 25 तिप्रा आँखाहरू अघि सधैं मार्ग सोझो रहोस् र आँखाको पलकले सधैं अघि नै ताकिरहेको होस्।
- 26 तिमी हिडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ।
- 27 दाहिने अथवा देखे नफर्क, तिप्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक्।

5

व्यभिचारबाट जोगाऊने ज्ञान

- 1 हे मेरो छोरो! तिमी मेरो ज्ञानपूर्ण शिक्षाहरूमा ध्यान देऊ। मेरा बुद्धिका वचनहरू होशियार साथ सुन।
- 2 यी कुराहरूबाट तिमीलाई कुन असल अथवा खराब त्यो बोध भइरहनेछ र तिप्रो ओठमा ज्ञानका कुराहरू वास गरिरहन्छन्।
- 3 कारण पर झीको मुखबाट म टाकिन्छ अनि ओठ भद्राक्षको तेल दले झै चिप्लो हुन्छ।
- 4 तर पछि परिणाम चाँहि नीमको पत्ता झै तीतो तथा दुई धारे तरवार जस्तै धारिलो हुन्छ।
- 5 परझीको गोडाहरू मृत्यु तिर लम्कन्छन र उसको पाइला चिहानतिर जान्छन्।
- 6 उसको मार्गले कहाँ लागिरहेको छ त्यसले विचार गर्दिन त्यसले बाटो विराएर हिँडेकि हुन्छे तैपनि त्यसले त्यो जान्दिन।
- 7 यस कारण अब मेरो छोराहरू सुन! त्यो मैले दिएको उपदेशहरूबाट निलित नहोऊ।
- 8 झी देखि टाढा बस अनि त्यसको घरको ढोका नजिक पनि नजाऊ।
- 9 नत्र आफ्नो सर्वोत्तम शक्ति अर्काँलाई दिनेछौ, अनि त्यस द्वारा तिप्रो सम्पूर्ण जीवनको प्राप्तिहरू निश्वर एउटा दुष्ट मानिसको हातहरूमा राख्ने छौ।
- 10 यस्तो चाँहि नहोस कि तिप्रो धनमा अरूले आनन्द भोगोस् र तिमीहरूको परिश्रमले अन्य मानिसको ढिकुटी भरियोस्।
- 11 जब तिप्रो धन सम्पत्ति शरीर तथा आयु सब शेष हुन्छ त्यतिबेला चिन्ता गरेर रोई बस्नु पर्ला।
- 12-13 तिमीले भन्नेछौ, "अहा! मैले अनुशासनलाई किन घृणा गरेँ? किन मेरो हृदयले सुधारलाई अस्वीकार गर्यो? मैले आफ्नो शिक्षकहरूको कुरा मानिनँ अनि उनिहरू प्रति ध्यान नै दिइनँ।
- 14 म प्रायः पूर्णपले ध्वंश भएको छु भनी प्रत्येकले जान्दछन्।"
- 15 तिमी आफ्नै पानीको कुवाबाट निकालेको पानी पिउने गर। तिमी आफ्नै जल श्रोतबाट स्वच्छ पानी पिउने गर।
- 16 तिमी नै भन्, के तिप्रो आफ्नो जल श्रोतबाट पानी बाटोमा जतातते बगोस्। तिप्रो जलश्रोतबाट निस्केको पानी बाहिर कहीं नबगोस्।
- 17 त्यो पानी त केवल तिप्रो हो, तिप्रो मात्र। त्यसमा कुनै विदेशीको अंश नहोस्।
- 18 तिप्रो श्रोत धन्य रहोस् अनि आफूले तन्नेरी हुँदा विहे गरेकी पत्नीसित आनन्द गर।

19 ऊ एउटी सुन्दरी मृग झैं होस्, एउटी प्यारी हरिणको बच्चा झैं होस्, उसका स्तनहरूले तिमीलाई सधैं तृप्त पार्स्न् र उसको प्रेमले तिमीलाई सधैं बाँधोस्।

20 हे मेरो छोरो, तिमीलाई किन व्यभिचारी झीले वशमा राख्छे। किन तिमीले अर्को झीको छातीलाई अंगालो हाल्ने पछि?

21 परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ।

22 एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ।

23 एकजना खराब मानिस अनुशासनको अभावले मर्नेछ। उसको ठूलो मुखताले उसलाई पथभ्रष्ट बनाउँछ।

6

कुनै मानिसलाई ऋण लिन सहायता गर्दा खतरा

1 हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्न वचन दिएको भए,

2 तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैँ पक्राउ पर्यौ।

3 तिमी तिप्रो छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिप्रो छिमेकिसंग क्षमा माग।

4 अलिकति समय पनि नपर्ख अथवा नसत।

5 मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैँलाई रक्षा गर।

अल्छी हुँदा खतरा

6 हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक।

7 कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन।

8 तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ।

9 हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्दाबाट उठ्छौ।

10 अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अन्न सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊं।”

11 अनि उसको गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हतियारा झैं आउछ।

दुष्ट मानिस

12 एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झट्टो बोल्छ अनि

13 उसले मानिसहरूलाई छक्याउँन आँखा क्षिप्य्काउँछ खुट्टा हल्लाएर तथा हातको औली द्वारा इशारा गर्छ।

14 उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ।

15 तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।

सातवटा कुराहरू जुन परमेश्वर घृणा गर्नुहुन्छ

16 परमेश्वरले सातवटा कुराहरूलाई घृणा गर्नुहुन्छ,:

17 आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ,

जिब्राहरू जसले झट्टो बोल्छ,

हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ,

18 हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन्

गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।

19 त्यो मानिस जसले अदालतमा झट्टो बोल्छ।

त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा लगाउँछ।

20 हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिमी आमाको शिक्षाहरूलाई इन्कार नगर।

21 उनीहरूले भनेका वचनहरू सधैं हृदयमा राख्, तिनीहरूलाई तिप्रो गला वरिपरि बाँधेर राख्।

22 जब तिमी अगि बढ्ने छौ त्यति बेला ती वचनहरूले तिप्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिप्रो रक्षा गर्नेछन् र जब तिमी जाग्यौ ती वचनहरू तिमीसित कुरा गर्नेछन्।

23 किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्ना आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिप्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँडन तिमीलाई प्रशिक्षण दिनेछन्।

24 तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी झीको चिल्ल्याइबाट बाँचेछौ।

25 उसको सुन्दरताको इच्छा तिप्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन।

26 एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिप्रो जीवन नै ध्वंस गरिदिन्छे।

27 जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाहि जल्दैन?

28 एउटा मानिस बन्दै गरेको कोइला माथि हिँडन सक्छ अनि उसको खुट्टा चाहि जल्दैन के यस्तो हुन सक्छ?

29 जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पर्क राख्छ। त्यस मानिसले दुःख भोग्ने छ।

30-31 कुनै चोर भोकले चुर भएर यदि आफ्नो ज्यान बचाउनको निम्ति चोरी गर्यो भने, मानिसहरूले त्यसको त्यति निन्दा गर्दैनन्। तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा बेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्।

32 तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ।

33 उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन।

34 त्यस पर झीको लोभे इर्थ्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति दया कहिल्यै जाग्दैन।

35 त्यस झीको लोभले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिदैन।

7

- ज्ञानले तिमीलाई व्यभिचारिणीबाट टाढा राख्छ
- 1 हे मेरो छोरो! मेरा सल्लाहहरू सम्झि राख। मेरा आज्ञाहरू बहुमूल्य सम्पत्ति झैं संचय गरिराख्।
 - 2 तिमीले मेरा आज्ञाहरू पालन गर्थौ भने तिमी बाँच्नेछौ। मेरो सल्लाहलाई आँखाको नानी झैं जोगाई राख।
 - 3 तिनीहरू तिमीले आफ्नो औलीहरूमा बाँधेर राख अनि हृदयमा लेखेर राख।
 - 4 ज्ञानलाई भन: “तिमी मेरी बहिनी हो।” समझशक्तिलाई भन, “तिमी मेरो आफन्त हो।”
 - 5 तब तिमीलाई तिनीहरूले अर्को मानिसको चिप्लो कुरा गर्ने पत्रीसँग शारीरिक सम्बन्ध हुनबाट बचाउँछ।
 - 6 एकदिन मैले मेरो घरको झ्यालबाट हेरेँ, मैले धेरै ठिटाहरूलाई देखेँ
 - 7 अनि तिनीहरू मध्ये एकजनालाई ध्यान दिएँ त्यो एकदमै मूर्ख रहेछ।
 - 8 त्यो केटो त्यस्तै एउटी स्त्रीको घरको छेउबाट गइरहेको थियो। उ उसको घरको दिशातिर अगि बढिरहेको थियो।
 - 9 अस्ताँउने घामले गोधुली बेलालाई डक्दै थियो। रात आफ्ना अन्धकारसँग आउँदै थियो।
 - 10 त्यसै समयमा कुनै एउटी स्त्री उसलाई भेट्न आई। उसले एउटा वेश्याले झैं लुगा लगाएकी थिइ र ऊ एकदमै धूर्त थिइ।
 - 11 ऊ उच्च स्वरकी अनि विद्रोही थिइ। ऊ उसको घरमा वसु चाहँदैन थिइ।
 - 12 त्यो स्त्री कहिले गल्लतीमा, कहिले चोकहरूमा तन्देरी केटाहरूलाई फँसाउन कुना काप्चाहरू तिर लुकेर बस्थी।
 - 13 उसले त्यस केटोलाई समार्ती र चुम्बन खाई अनि निर्लज्जा रूपमा उसको आँखामा हेँदै भनी,
 - 14 “आज मैले मेलबलि चढाउनु पर्छ। कारण मैले आज आफ्नो भाकल पूरा गरेँ। त्यसको केही भाग घर लगेँ र आज मसित खानेकुराहरू प्रशस्त छन्।
 - 15 यसैकारण म तपाईंलाई खोज्न बाहिर निस्केर आइरहेकी थिएँ अनि अहिले तपाईंलाई भेटेँ।
 - 16 जित्ने मेरो ओह्य्यानमा मिश्रदेशको रंगीन च्यादरले सजाएकीछु।
 - 17 मैले मेरो ओह्य्यानमाथि, मूर्, एलवा, दालचिनी अनि सुगन्धित अन्तर छर्केकीछु।
 - 18 मसित आऊ, रात भरी हामी प्रेमको आलिङ्गनमा बाँधिएर आनन्दमा विभोर भई भोग गरौं।
 - 19 मेरो पति घरमा छैनन्, तिनी धेरै लामो यात्रामा गएका छन्।
 - 20 तिनी आफ्नो थैली भरी पैसा बोकेर गएका छन् अनि यो तोकीएको दिन सम्म फर्केर आउँदैनन्।”
 - 21 त्यस स्त्रीले उसलाई फसाउँन यी शब्दहरूको व्यवहार गरी अनि त्यो मूर्ख केटो फँस्यो।
 - 22 उसले त्यस आइमाईलाई पछ्याउँछ र एककासि ऊ कसाइखाना तिर लगिदि गरेको सोंढे झैं हुन्छ। ऊ धनुषकाँडले कलेजो छेडेको मुग्ग झैं भएको छ। ऊ जस्तै जालामा फँस्र उडिरहेकोछ।
 - 23 तर उसलाई थाहा छैन कि यसको लागि उसले आफ्नो जीवन दिने छ।
 - 24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मेरो बचनहरूमा ध्यान देऊ।
 - 25 तिम्रो हृदयलाई उसको मार्ग तिर डोर्याउन नदेऊ त्यो बाटो तिर नफर्क।
 - 26 त्यसले धेरै शिकारलाई लडाएकी छे, त्यसले अनगन्ती मानिसहरूलाई मारेकी छे।
 - 27 त्यस स्त्रीको घरले चिहानतिर डोर्याइरहेको हुन्छ र त्यसलाई पछ्याउनेहरू मृत्युको मुखमा पर्छन्।

8

- ज्ञान नै असल स्त्री हुन्
- 1 के ज्ञानले तिमीलाई बोलाउँदैन र?
के समझशक्तिले तिमीलाई दूलो स्वरमा बोलाएको छैन र?
 - 2 ऊ अग्लो ठाउँहरू माथि उभिन्छे
जहाँबाट दोबाटो देखिन्छन्।
 - 3 ऊ शहरको प्रवेशद्वार नजिक छे
उन्ले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे।
 - 4 ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु,
म सबै मानिसहरूलाई बोलाउँदछु।
 - 5 तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक।
हे मूर्खहरू हो, बुझ्न सिक।
 - 6 तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्।
जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु।
 - 7 मेरा वचनहरू सत्य हुन।
किनभने मेरा ओठहरूले मिथ्यालाई घृणा गर्छन्।
 - 8 मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन्
अनि कुनै पनि भ्रमित तथा झटो हुँदैनन्।
 - 9 यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन्
अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल अग्रिम छन्।
 - 10 मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्,
अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।
 - 11 ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो।
ज्ञान मानिसले चाहने ती सबै चिजहरू भन्दा असल हो।”
 - ज्ञानले के गर्छ
 - 12 “म ज्ञान हूँ।

- अनि म बिबेकसँग बस्छु।
तिमीले मलाई विद्या अनि राम्रो योजनासंग पाउँन सक्छौ।
- 13 परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो।
अभिमान, अहंकार, कृटिल व्यवहार
अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।
- 14 मसंग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ।
मसंग समझशक्ति अनि सामर्थ्य छन्।
- 15 मै सहायतामा राजाहरूले राज गर्छु,
अनि शासकहरूले उचित कानून बनाउँछु जुन सही र न्यायपूर्ण हुन्छ।
- 16 राजकुमारहरू, राजकीय मानिसहरू,
निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्दारा गर्छु।
- 17 म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छु
अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छु भने तिनीहरूले मलाई भेट्ने छन्।
- 18 धन दौलत र आदर मसित रहन्छ,
म अनन्त धन अनि सौँचो सफलता प्रदान गर्छु।
- 19 मैले दिएका भेटीहरू शूद्र चाँदी भन्दा असल छन्
औं म जुन चीज दिन्छु तिनीहरू अकबरी सुनभन्दा असल हुन्छन्।
- 20 म मानिसहरूलाई सही मार्गमा डोर्याउँछु,
म तिनीहरूलाई सही न्यायले चल्ने पथमा डोर्याउँछु।
- 21 मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु,
हो, म तिनीहरूको घर नै सम्पत्तिले भरिदिन्छु।
- 22 “परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला
सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो।
- 23 यो संसार सृजना गरिनु भन्दा पहिला
अस्मरणीय आनन्द कालमा मेरो सृजना भयो।
- 24 जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ।
पानीले भरिएको महा-सागरहरू भन्दा पहिला म जन्मिएको थिएँ।
- 25 पर्वतहरूलाई तिनीहरूको ठाउँमा राख्नु भन्दा अघि, पहाडहरू हुनु भन्दा अघि,
म जन्मिएको थिएँ।
- 26 परमप्रभुले पृथ्वी रचनु भन्दा पहिल्यै, खेत सृजना गर्नु भन्दा पहिल्यै,
पृथ्वीमा पहिलो धूलो बनाउनु भन्दा अघि नै, म त्यहाँ थिएँ।
- 27 जब परमप्रभुले आकाश सृष्टि गर्नु भयो, म त्यहाँ थिएँ।
जब परमप्रभुले क्षितिजहरूको चित्रसागरको प्रतिबिम्ब माथि कोर्नु भन्दा पहिला म त्यहाँ थिएँ।
- 28 जब उहाँले आकाशमा बादल राखेर
महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ।
- 29 उहाँले समुद्रको सिमाना तोक्दा
उहाँको आज्ञा नाघी पानी बाहिर नजाओस् भनी
उहाँले पृथ्वीको जग बसाउनु हुँदा।
- 30 म उहाँको छेउमा एउटा प्रिय बालक झैं थिएँ। म दिन प्रतिदिन उहाँको खुशीयालिमा थिएँ।
हर समय उहाँको उपस्थिमा निरन्तर आनन्द मनाउँथेँ।
- 31 म उहाँले सृष्टि गर्नु भएको संसारमा आनन्द लिन्छु,
म मानव जातिमा खुशी लिन्छु।
- 32 “अनि अब, हे मेरो छोराहरू, मलाई सुन!
ती मानिसहरू भाग्यमानी हुन्
जो मैले देखाएको बाटोमा हिंड्छन्।
- 33 मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन,
तिनीहरूलाई अस्वीकार नगर।
- 34 जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ,
जसले मेरो ढोकाको सङ्घार पखिँरहन्छन्। तिनीहरूनै धन्य हुन्छन्।
- 35 किनभने जसले मलाई पाउँछ, उसले जीवन पाउँछ।
अनि उसले परमेश्वरबाट अनुग्रह पाउँछ।
- 36 तर जसले मेरो बिस्वु पाप गर्छ, उसले आफैलाई हानी पुर्याउँछ।
जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”

9

ज्ञान र मूर्खता

1 ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी।

- 2 उसले मासु पकाई अनि त्यसपछि दाखरस बनाई। उसले खाना टेबिलमाथि राखी।
- 3 तब उसले उसको सेविका केटीहरूलाई शहरको अग्लो ठाउँमा मानिसहरूलाई निम्त्याउन पठाई।
- 4 “तिमी मानिसहरू ज-जसलाई सिक्न आवश्यक छ, आओ।” उसले मूर्ख मानिसहरूलाई पनि निम्त्याउन भनी।
- 5 “आओ, अनि मेरा ज्ञानका भोजन खाओ। अनि दाखरस पनि पिओ जुन मैले तयार पारेकी छु।
- 6 अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिंड।”
- 7 अरूलाई अपमान गर्नेहरूलाई स्थान खोज्ने मानिस आफैं अपमानित हुन्छ, जसले दुःखमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ।
- 8 अरूलाई अपमान गर्ने मानिसलाई तिमीले कहिल्यै पनि नझपार्नु नत्र उसले तिमीलाई नै घृणा गर्न थाल्छ। तर यदि तिमीले कुनै ज्ञानी मानिसलाई हप्कायो भने उसले तिमीलाई प्रेम गर्न थाल्नेछ।
- 9 ज्ञानी मानिसलाई अती दियो भने ऊ अझै ज्ञानी हुन्छ। त्यसरी नै एउटा धर्मी मानिसलाई सिकायो भने उसले ज्ञान धेरै बढाउनेछ।
- 10 परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो।
- 11 किनभने तिम्रो आयु बढ्ने, दिन समय बढ्नु र तिम्रो जीवनमा बँषको बँष बढेर जानु मबाट नै हुन्छ।
- 12 यदि तिमी बुद्धिमान छौ भने तिमी आफैले लाभ उठाउने छौ। तर यदि तिमी ठट्टा गर्छौ भने तिमी आफैले दुःख पाउनेछौ।
- 13 मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छ तर ऊ मूर्ख हो, र केही पनि जान्दैन।
- 14 ऊ उसको घरको दैलामा, बसीरहन्छ शहरको सबैभन्दा अग्लो स्थानमा भएको आमन माथि बस्छे।
- 15 उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे,
- 16 “हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन।
- 17 “बोकेको पानीको स्वाद अझ मिठो हुन्छ, चोरको खाना साँच्चै स्वादिष्ट हुन्छ।”
- 18 मूर्ख मानिसहरूले जान्दैनन कि तिनका धर भएरहरूले पूर्ण छ अनि तिनले तिनीहरूलाई चिहानको गहिरो भागमा निमन्त्रणा गरेका छन्।

10

सुलेमानका हितोपदेशहरू

- 1 एकजना बुद्धिमानि छोरोले आफ्नो बाबुलाई आनन्द दिन्छ भने, एक मूर्ख छोरोले आफ्नी आमालाई कष्ट दिएका हुन्छ।
- 2 खराब काम गरी कमाएको धन सदाको लागि व्यर्थ हुन्छ इमान्दारीताले मानिसहरूलाई मृत्युबाट बचाउँछ।
- 3 परमप्रभुले धर्मीहरूलाई भोक्ने राख्नु हुन्न तर उहाँले दुःख मानिसको लालसालाई पनि विरोध गर्नु हुन्छ।
- 4 अल्छी मानिसले दरिद्रता निम्ताउँछ भने, एक मेहनती मानिस धनी हुन्छ।
- 5 ग्रीष्म ऋतुमा जसले अन्न जम्मा गरेर राख्छ त्यो ज्ञानी मानिस हो तर जुन मानिस कटनीको समयमा सुल्छ त्यसले शरम ल्याउँछ।
- 6 इमान्दार मानिसको शिरमाथि आशीषहरू वर्षन्छन्, तर दुःख मानिसको मुखबाट घृणित कुराहरू मात्र निस्कन्छन्।
- 7 एकजना इमान्दार मानिसको स्मरण आशीर्वादको श्रोत हो तर दुःख मानिसको नामबाट दुर्गन्ध आउँछ।
- 8 एकजना ज्ञानी मानिसले आज्ञाहरू पालन गर्छ। तर तर्क गर्ने मूर्खले आफैलाई नासमा पुर्याउँछ।
- 9 ईमान्दार मानिस सदा सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुःख मानिस अवश्य पतन हुन्छ।
- 10 सच्चाई लुकाउने मानिसले दुःख ल्याउँछ। खुलासाँग बोल्ने मानिसले शान्ति ल्याउँछ।
- 11 इमान्दार मानिसको मुख जीवनको स्रोत हो, तर मूर्ख मानिसको मुखबाट घृणित कुराहरू मात्र निस्कन्छन्।
- 12 घृणाले झगडा उत्पन्न गराउँछ, तर प्रेमले सबै अपराधहरूलाई क्षमा गर्छ।
- 13 बुद्धि, ज्ञानी मानिसहरूको मुखमा पाइन्छ, तर मूर्खलाई उसको पीठ्याँमा लट्टीले हिकाइन्छ।
- 14 बुद्धिमानि मानिसहरूले ज्ञानलाई संचय गर्छन्, तर मूर्खको बोलीलो आपद-विपदहरू मात्र बोलाउँछ।
- 15 धनी मानिसलाई धनले रक्षा गर्छ तर दरिद्रताले गरिब मानिसहरूलाई नष्ट पार्छ।
- 16 एकजना इमान्दार मानिसले जे कमाउँछ, त्यसले जीवन प्रदान गर्छ, तर दुःख मानिसको कमाईहरू पापको निम्ति प्रयोग हुन्छ।
- 17 आफूले भोगेको सजायबाट जुन मानिसले शिक्षा लिन्छ उसले अन्य मानिसहरूलाई पनि बाँच्न सिकाउँछ। तर जुन मानिसले सजायबाट शिक्षा लिनु अस्वीकार गर्छ त्यसले अरूलाई पथभ्रष्ट बनाई दिन्छ।
- 18 जसले आफ्नो घृणा लुकाएर राख्छ, त्यो कपटी हो र जसले आफूले फैलाउनु सक्ने कथाहरू मात्र खोज्छ त्यो मूर्ख हो।
- 19 धेरै बोल्ने मानिसले प्रायः समस्या उब्जाउँछ, तर चुपचाप रहने मानिस विवेकी हुन्छ।
- 20 इमान्दार मानिसको मुखबाट निस्केका शब्दहरू निखुर चाँदी झैं बहमूल्य हुन् तर नराम्रो मानिसका विचारहरूको मूल्य हैदैन।
- 21 इमान्दार मानिसका वचनहरूले धेरै मानिसहरूलाई सहायता गर्छ, तर एउटा मूर्खको मूर्खवाँडैले उसलाई मार्छ।
- 22 परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।
- 23 एउटा मूर्ख मानिस दुष्कर्ममा रमाउँछ, तर समझदार मानिस ज्ञानमा खुशी हुन्छ।
- 24 दुःख मानिसहरू जे कुरामा डराउनुछन् तिनीहरूलाई त्यहि हुन्छ तर एउटा धर्मी मानिसले जे चिउँछ त्यहि प्राप्त गर्छ।
- 25 आँधी-बेहरीले उडाएर लगे झैं दुःख मानिसहरू एक क्षणमै नष्ट हुन्छन्, तर धर्मी मानिस अनन्त सम्पत्ति दृढ रहिरहन्छ।
- 26 जसले अल्छी मानिसलाई काम अह्वाए पठाउँछ उसलाई दौलतमा अमिलो सिरका परे झैं र आखामा धुवौं लागे झैं हुन्छ।
- 27 परमप्रभुको भयले मानिसको आयु बढाई दिन्छ, तर दुःख मानिसको आयु घट्टनेछ।
- 28 धर्मी मानिसका आशाहरू खुशीमा अन्त हुन्छन्, तर दुःख मानिसहरूका आशाहरू शून्यमा अन्त हुन्छ।
- 29 परमप्रभुको मार्ग धर्मी मानिसहरूको लागि शरणस्थान हो, तर दुःख मानिसहरूको लागि विध्वंस हो।
- 30 धर्मी व्यक्ति कहिले डम्माउँदैन तर दुःख मानिसहरू पृथ्वीमा टिक्ने छैनन्।
- 31 धर्मी मानिसले ज्ञानको उच्चारण गर्छ, तर एउटा कुटिल जिब्रो काटिनेछ।
- 32 एकजना धर्मी मानिसले ग्रहणयोग्य कुरा बोल्न जान्दछ तर एकजना दुःख मानिसले यस्ता मात्रै शब्द बोल्छ जसले दुःख दिन्छ।

11

- 1 केही ठग मानिसहरू ऋटिपर्ता राजाहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजोन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ।
- 2 अपमान घमण्डसँग आउँछ, तर ज्ञान नम्रतासँगै आउँछ।
- 3 इमानदार मानिसहरूलाई आफ्नो इमानदारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ।
- 4 धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ।
- 5 निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंस पार्नेछ।
- 6 सोझो मानिसहरूको धार्मीकताले तिनीहरूलाई बचाउँछ, तर अविश्वासीहरू तिनीहरूको खराब अभिलाषा द्वारा नै ध्वंस हुन्छन्।
- 7 जब एकजना दुष्ट मानिस मर्छ उसको कुनै आशा हुँदैन। उसले आशा गरेका प्रत्येक चीज सकिन्छ र यसको मूल्य हुँदैन।
- 8 धर्मी मानिसलाई कष्टबाट बचाइन्छ, तर बदलामा त्यो कष्ट दुष्ट माथि आइ पर्छ।
- 9 अधर्मी मानिसले आफ्नो छिमेकीलाई वचनले नै आघात तुल्याउँछ, तर धर्मी मानिसहरू ज्ञान द्वारा बचाइन्छन्।
- 10 जब धर्मी मानिसहरूले उन्नति गर्छन् सम्पूर्ण शहर नै आनन्दित हुन्छ। तर जब दुष्टहरूको ध्वंस हुन्छ मानिसहरू आनन्दमा कराउँछन्।
- 11 ती धार्मिक मानिसहरूले उनीहरूको शहरलाई आशीर्वाद दिन्छन् त्यो शहरको उन्नति हुन्छ, तर दुष्टहरूले भनेका कुराहरूले शहर ध्वंस हुन्छ।
- 12 असल समझ नभएकाहरूले आफ्ना छिमेकीहरूको विषयमा विरोधी कुरा गर्छन्, तर समझदार मानिसहरूले आफ्नो जिज्ञासाई नियन्त्रणमा राख्छन्।
- 13 अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जतातै भनि हिडिन्छ, तर एउटा विश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ।
- 14 मार्गदर्शन सही नभएको खण्डमा एउटा राष्ट्र नष्ट हुन्छ, तर धैर्य सल्लाहकारहरू भए विजय आउँछ।
- 15 नचिनेको मानिसको निम्ति जमानी बसे कष्ट भोग्नु पर्छ तर यदि तिमी त्यस्तो काममा संलग्न भएनौ भने, तिमी सुरक्षित रहनेछौ।
- 16 एउटी दयालु तथा भद्र स्त्रीले आदर पाउँछे तर निर्दयी मानिसले सम्पत्ति मात्र आर्जन गर्छ।
- 17 दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ।
- 18 दुष्ट मानिसले अरूलाई ठग्न र तिनीहरूबाट पैसा लिन्छ तर एक धार्मिक मानिसले सही कर्म गर्छ अनि उसले वास्तविक इनाम पाउँछ।
- 19 सौँचो धार्मिक मानिसले जीवन ल्याउँछ, तर दुष्ट मानिसहरू दुष्टताको पछि लाग्छन् अनि मर्छन्।
- 20 कुटिल हृदय भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर इमानदार जीवन जीउने मानिसहरू सित उहाँ खुशी हुनुहुन्छ।
- 21 यो सत्य हो कि दुष्ट मानिसहरूले सजाय पाउने छन् तर धर्मी मानिसहरूले तिनीहरूको संतानहरूलाई मुक्त पार्नेछन्।
- 22 एउटी सुन्दरी तर मर्छ आइमाई, सुँगुरको नाकमा शुद्ध सुनको बुलाकी जस्ती हो।
- 23 जब धर्मी मानिसहरूले तिनीहरूले इच्छा गरेको चीजहरू पाउँछन्, यसले असल चीजहरूमा डोर्पाउँछ तर जब दुष्ट मानिसहरूले चाहेको चीजहरू तिनीहरूले पाउँछन् त्यसले कष्ट मात्र गराउँछ।
- 24 त्यहाँ एकजना मानिस छ जसले उदारहातले दिन्छ तर उसले धैर्य पाउँदै जान्छ अनि त्यहाँ अर्को मानिस छ जसले दिन पर्ने चीज दिन अस्वीकार गर्छ तर ऊसँग सामान कम्ति कम्ति हुँदै जान्छ।
- 25 उदार मानिसले उन्नति गर्छ अरूको तिर्खा मेटाउने मानिसको आफ्नो पनि तिर्खा मेटिन्छ।
- 26 एकजना मानिस जसले अन्न बेचन अस्वीकार गर्छ उसले सराप पाउँछ। तर जसले इच्छा र इमानदारी पूर्वक बेच्छ उसले आशीर्वाद पाउँछ।
- 27 एउटा मानिस जसले असल गर्न चेष्टा गर्छ, ऊ जनप्रिय हुनेछ, तर जसले दुष्ट कर्म मात्र गर्छ उसले पनि खराबी नै सामना गर्नु पर्छ।
- 28 जसले आफ्नो सम्पत्तिमा भरोसा गर्छ त्यो सुकेको पात झैं झर्छ। तर असल मानिस नयाँ पालुवाको हरियो पात झैं बढ्छ।
- 29 यदि कुनै मानिसले आफ्नो परिवारमा कष्ट पुर्याउँछ भने उसले पैतृक सम्पत्तिको अधिकार प्राप्त गर्दैन। अनि आखिरमा त्यस मर्छ मानिसलाई ज्ञानी मानिसको सेवा गर्ने बनाइन्छ।
- 30 धर्मी मानिसले गरेको कर्मफल “जीवनको वृक्ष” जस्तो हो, अनि ज्ञानी मानिसले अरूलाई नयाँ जीवन दिन्छन्।
- 31 यदि एकजना धर्मी मानिसलाई आफूले पृथ्वीमा गरेको राम्रो कामको फल प्राप्त हुन्छ।

12

- 1 एकजना मानिस जसले अनुशासनलाई प्रेम गर्छ उसले त ज्ञानलाई त्यसै माया गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो त पटमूर्ख हो।
- 2 असल मानिसले परमप्रभुबाट अनुग्रह पाउँछ, तर एउटा धूर्त मानिसले दण्ड मात्र पाउँछ।
- 3 दुष्टता द्वारा कसैलाई पनि सुरक्षित बनाउनु सकिदैन, तर धर्मी मानिसहरूको जरा उखाल्नु सकिदैन।
- 4 एक योग्य पत्नी आफ्नो पतिको निम्ति शिरको मुकुट हो, तर पति माथि अपमान ल्याउने गृहिणी लोभको शरीरमा मक्काउट्टै गरेका हड्डीहरू जस्तै हो।
- 5 धर्मी मानिसहरूको योजनाहरू न्याय संगत हुन्छन्, तर दुष्टहरूको सल्लाह छलपूर्ण हुन्छन्।
- 6 दुष्टहरूको शब्दहरू उपगोपनबाट आक्रमण भए झैं आउँछन्, तर इमानदारीहरूको वचनले तिनीहरूलाई बचाउँछ।
- 7 दुष्ट मानिसहरूलाई नष्ट गरिन्छ अनि अस्तित्व रहित हुन्छ, तर धर्मी मानिसहरूको घर दृढतासाथ खडा रहन्छ।
- 8 मानिस आफ्नो भलो बुद्धिले प्रशंसा कमाउँछ, तर त्यस्तो मानिस जसको मन सदा कुबाटो टिरो रहन्छ त्यो घृणित हुन्छ।
- 9 प्रतिष्ठित व्यक्ति हुँ भनी बहाना गर्नु तर प्रचुर मात्रामा खाना नहुनु भन्दा एउटा साधारण व्यक्ति भएर आफैलाई आफ्नो सेवक बनाउनु असल हो।
- 10 एकजना धर्मी मानिसले उसको पशुहरूको आवश्यकता ख्याल गर्छ, तर दुष्ट मानिसको असल काम निष्ठुर हुन्छ।
- 11 आफ्नो खेतमा काम गर्ने कृषक सित प्रशस्त खाने चीज हुन्छ, तर बेकारमा समय नष्ट गर्ने मानिसको बुद्धि हुँदैन।
- 12 दुष्ट मानिस सधैं दुष्टथाई कर्म गर्न मात्र खोज्छ, तर धर्मी मानिससित गहिरो शक्ति हुन्छ।
- 13 दुष्ट मानिस आफ्नै खराब शब्दहरू चंगुलमा फस्छ। तर धर्मी मानिस त्यस्तो अप्ठेरोमा पर्दैन।
- 14 मानिसको व्याख्याले धैर्य असल चीजहरू प्रदान गर्छ अनि त्यसरी नै उसले गरेको कामले उसलाई लाभ दिन्छ।
- 15 एक मूर्खले उसले जे गर्छ त्यसैलाई ठीक सोच तर एक ज्ञानीले अरूबाट उपदेश लिन्छ।

* 11:26: अन्न ... अस्वीकार अथवा अन्न अभावको कारण त्यसको दाम नबढिँदा उजेल नबैचिकन भण्डार गरेर राख्छ।

- 16 एकजना मूर्ख मानिस छिटो रिसाउँछ, तर एक समझदार मानिस उसको अपनान सहन्छ।
- 17 एक सत्यवादी गवाहीले सत्य बयान दिन्छ तर एउटा झटो दासकीद्वारा दिएको बयान, झटो हुन्छ।
- 18 विचार नगरी बोलेको बचनले तरवारले झै घाँट्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ।
- 19 जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।
- 20 ती जसले दुष्ट योजना बनाउँछन् मनमा छलकपट लुकाउछन् तर ती जो शान्ति मार्गको उपदेश दिन्छन् सुखी हुन्छन्।
- 21 एकजना धर्मी व्याक्तिलाई हानी हुने छैन, दुष्टले धेरै दुःख पाउँछ।
- 22 परमप्रभुले झटो ओठलाई घृणा गर्नुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।
- 23 एकजना समझदार तथा ज्ञानी मानिसले आफ्नो ज्ञान आफूसित राख्छ, तर मूर्खले भने आफ्नो मूर्खता पूर्ण कुराहरू लगत्तै बोली हाल्छ।
- 24 मेहनती मानिस निरीक्षक बनाइन्छ, तर अल्छे मानिस सधैं कमारो हुनेछ।
- 25 चिन्ताले मानिसको मुखलाई लुट्छ, तर खुशीको खबरले उसलाई माथि उठाउँछ।
- 26 धर्मी मानिसहरू सही काम गर्नुको निम्ति, एक साथ मिलेर काम गर्छन् ता दुष्ट मानिसहरूले बरालिने बाटो लिन्छन्।
- 27 एकजना अल्छी मानिसले उसको शिकार भुट्टेन, तर परिश्रमी मानिसले धेरै सम्पत्ति प्राप्त गर्छ।
- 28 धार्मीकताको मार्गले जीवनमा डोर्थाउँछ। तर अधर्मीको मार्गले मृत्युमा डोर्थाउँछ।

13

- 1 एक ज्ञानी छोराले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन।
- 2 तिनीहरूले भनेका कुराहरूको लागि असल मानिसहरू पुरस्कृत हुन्छन्, तर दुष्ट मानिस सधैं खराब काम मात्र गर्न चाहन्छन्।
- 3 एकजना मानिस जसले आफ्नो मुखलाई काबामा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैमाथि विपत्ति र विनाश ल्याउँछ।
- 4 अल्छे मानिसको धेरै चाहानहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिस सँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ।
- 5 धर्मी मानिसहरूले झटलाई घृणा गर्छन्। तर दुष्ट मानिसहरूले शर्मलागो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्।
- 6 इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।
- 7 यस्ता मानिसहरू छन् जो धनी छौं भनी बहाना गर्छ, तर उनीहरूसँग केही पनि हुँदैन, अनि यस्ता मानिसहरू छन् जो गरिब भएको वधान गर्छन् तर उनीहरूसँग धेरै सम्पत्ति हुन्छ।
- 8 धनी मानिसले आफ्नो ज्यान जोगाउनुलाई धेरै धन खर्च गर्ला, तर गरीब मानिसलाई त्यस्तो अवस्था कतै आइलाग्दैन।
- 9 एकजना धर्मी मानिस उज्यालोमा चम्कने दीप जस्तै हो तर दुष्ट मानिस प्रकाश नभएको दीप जस्तै हो।
- 10 घमण्डले झगडा मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ।
- 11 यदि कसैले पैसा ठग्न भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ।
- 12 पुरा नभएको र स्थगित रहेको आशाले मन दुःखित बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।
- 13 मानिस जसले अतीलाई आदर गर्दैन उसले आफैमा दुःख ल्याउँछ, तर जसले आज्ञालाई आदर गर्छ ऊ पुरस्कृत हुनेछ।
- 14 बुद्धिमान मानिसको शिक्षा जीवनको मूल हो, यसले मानिसहरूलाई मृत्युको पासोबाट फकाउँछ।
- 15 बुद्धिमानले दया पाउँछ तर बेईमानको बाटो तिनीहरूको नाश हो।
- 16 प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा कर्म गर्छ। तर मूर्खले भने आफ्नो मूर्खता मात्र प्रदर्शन गर्छ।
- 17 सन्देशवाहक अकिंवासनीय छ भने त्यसले कष्ट उब्जाउँछ, तर त्यही सन्देशवाहक विश्वासी भए उसले शान्ति ल्याउँछ।
- 18 जसले अतीलाई ध्यान दिँदैन उसले लाज र दरिद्रताको सामना गर्नु पर्छ। तर जसले शिक्षालाई स्वीकार्छ उसले सम्मान पाउँछ।
- 19 यदि कुनै मानिसले उसले चाहेको केही चिज पाउँछ भने ऊ आनन्दित हुन्छ। तर मूर्खहरू दुष्टता र खराब कर्महरूबाट फर्कन घृणा गर्छन्।
- 20 जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दुःख पाउँछ।
- 21 पापीहरू जहाँ गए पनि कष्टले फर्काउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्।
- 22 इमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संवय गरेको सम्पत्ति धर्मीको हुन्छ।
- 23 गरीब मानिसले आफ्नो खेतबाट प्रशस्त बाली उब्जाउन सक्छ तर जब त्यहाँ न्याय हुँदैन भने त्यो बाली खोसिन्छ।
- 24 जुन मानिसले आफ्नो छोरा-छोरालाई सजाय दिँदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ।
- 25 एकजना धर्मी मानिसको प्रचुर मात्रामा खाने कुरा हुन्छ, तर दुष्ट मानिसहरूको पेट भर्न प्रयास खाने कुरा हुँदैन।

14

- 1 बुद्धिमान झीले आफ्नो घर निर्माण गर्छ, तर बुद्धिहीन झीले बनिएको घर आफ्नै हातले भत्काउँछ।
- 2 जुन मानिसको मार्ग सिधा छ, उसले परमप्रभुको सम्मान गर्छ तर जुन मानिसको मार्ग कुटिल छ उसले उहाँलाई घृणा गर्छ।
- 3 मूर्खको कुराले उसकै दाइमा लक्ष्मी बढाउँछ, तर बुद्धिमानको कुराले उसलाई सुरक्षा गर्छ।
- 4 जहाँ गोरूहरू हुँदैन त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरूहरूको बलले नै अन्न प्रशस्त उब्जिन्छ।
- 5 एकजना साँचो गवाहीले साँचो बोल्छ, तर झटो गवाहीले सधैं झटो नै बोलिरहन्छ।
- 6 एक अधिमान मानिसले ज्ञान खोजिरहन्छ, तर त्यसलाई भेट्दैन, तर एउटा ज्ञानी मानिसलाई बुद्धि सजिलै आउँछ।
- 7 मूर्खको संगतबाट तिमी सधैं टाढा बस, किनभने उसको बचनबाट तिमीले केही बुद्धि पाउँदैनौ।
- 8 ज्ञानी मानिसको ज्ञान यो हो कि कुन बाटोले उसलाई कता डोर्थाउँदछ त्यो उसले बुझ्छ, तर मूर्ख मानिसको मूर्खताले आफैलाई छलेको हुन्छ।
- 9 पाप निवारण गर्ने विचारमा मूर्ख मानिस होँस्छ, तर त्यहाँ इमानदारी मानिसहरूको बीचमा सदाब पाइन्छ।
- 10 यदि एकजना मानिस दुःखी भए उसले आफ्नो दुःख मात्र बुझ्छ, अनि यदि कोही खुशी छ भने, उसको खुशी उसले मात्र बुझ्छ।
- 11 एक दुष्ट मानिसको घर ध्वंस हुनेछ, तर इमानदार मानिसको घर फलिफाप हुनेछ।
- 12 त्यहाँ एउटा यस्तो मार्ग पनि छ जसलाई मानिसहरूले सही भनी सम्झन्छन्, तर अन्त्यमा त्यस मार्गले मृत्युतिर डोर्थाउँछ।

- 13 कुनै मानिस यदि उसको मनमा पीर भए पनि होंसिरहनु सक्छ, तर होंसी सक्दा पनि उसको पीर रहिरहन्छ।
- 14 एकजना दुःख मानिस उसले गरेको खराब कार्यको फल भोग्छ अनि त्यसै गरी एउटा असल मानिसले गरेको असल कार्यको फल उसले पाउँछ।
- 15 एकजना अनुभवरहित मानिसले आफूले सुनेको प्रत्येक कुरामा विश्वास गर्छ, तर एकजना ज्ञानी मानिसले उसले टेकेको प्रत्येक पाइलाको राम्ररी विचार गर्छ।
- 16 एकजना ज्ञानी मानिस सतर्क रहन्छ अनि दुःखहर्बाट तर्कन्छ, तर एकजना मूर्ख विश्वासको साथ यसै दुःखतिर अधि बढ्छ।
- 17 चाँडो रिसाउने मानिसले मूर्खतापूर्ण कामहरू गर्छ अनि एकजना कुबाटोमा लाग्ने मानिस घृणित हुन्छ।
- 18 अज्ञानीले मूर्खता प्राप्त गर्नेछ, तर विवेकी मानिसहरूलाई ज्ञानको मुकुट लगाई दिइनेछ।
- 19 नराम्रा मानिसहरू असल मानिसहरूको अधि झुक्नु पर्छ अनि दुःख मानिसहरू धर्मी मानिसहरूको तैलोमा झुक्नुपर्छ।
- 20 गरीब मानिसहरूलाई तिनीहरूका छिमेकीहरूले पनि मन पराउँदैनन्। तर धनीका त धेरै मित्रहरू हुन्छन्।
- 21 जसले आफ्नो छिमेकिलाई हेला गर्छ उसले पाप गर्छ, तर जसले गरीब माथि दया गर्छ त्यो धन्यको हुन्छ।
- 22 जुन मानिसले षडयन्त्र मात्र रचिरहन्छ त्यो बरालिन्छ नै, तर जुन मानिसले राम्रो राम्रो योजनाहरू बनाउँछ उसले प्रेम र विश्वास पाउँछ।
- 23 यदि कसैले कडा परिश्रम गर्यो भने उसले इच्छा गरेको वस्तु पाउँछ, तर यदि कसैले कुरा मात्र गरिरहन्छ भने तब त्यो गरीब हुँदै जान्छ।
- 24 ज्ञानी मानिसले पुरस्कार धन पाउँछ, तर मूर्ख मानिसले मूर्खता नै पाउँछ।
- 25 साँचो गवाहीले जीवनको रक्षा गर्छ, तर झट्टो गवाहीले झट्टो बोल्छ।
- 26 परमप्रभु प्रतिको सम्मान एउटा बलियो किल्ला हो, यो उसका छोरा-छोरीहरूको लागि सुरक्षित स्थान हुनेछ।
- 27 परमप्रभुको सत्कार गर्नु जीवनको मूल हो, यसले मानिसलाई मृत्युको पासोहरूबाट टाढा राख्छ।
- 28 यदि धेरै मानिसहरू माथि राजाले शासन चलाउँछ भने त्यो महान हो, तर प्रजा बिनाको राजा तुच्छ हो।
- 29 धैर्यशील मानिसले धैर्य विचार गरी काम गर्छ, तर जो मानिस चाँडै रिसको प्रकोपमा पर्छ उसले धैर्य मूर्खतापूर्ण कामहरू गर्छ।
- 30 शान्ति हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले शरीरको हड्डी सम्म मक्काउँछ।
- 31 जो मानिसले गरीबलाई दुःख दिन्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, तर जसले उहाँलाई आदर गर्छ गरीबलाई दया देखाउँछ।
- 32 एकजना दुःख मानिस उसको दृष्टताद्वारा पारजित हुन्छ, तर एकजना धर्मी मानिस उसको पवित्रतामा सुरक्षित रहन्छ।
- 33 ज्ञानी मानिसहरूको विचार ज्ञानको घर हो तर एकजना मूर्ख मानिसले ज्ञान के हो जान्दैन।
- 34 धार्मिकताले राष्ट्रलाई महान तुल्याउँछ तर पाप भनेको सबैको लागि लज्जाजनक हो।
- 35 ज्ञानी सेवकले राजाको अनुग्रह पाउँदछ, तर एक जसले झमेला उत्पन्न गर्छ तिनले क्रोध पाउँछ।

15

- 1 नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पाछ।
- 2 ज्ञानीको जिज्ञेले ज्ञानलाई आनन्दप्रद बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ।
- 3 परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खरब असल देखिरहनु भएको हुन्छ।
- 4 जुन वचनले मनको घाउ शान्ति पाछ त्यो जीवन बुझ हो, तर छलपूर्ण वचनले आत्मालाई अघात पुर्याउँछ।
- 5 मूर्खले आफ्नो बाबुले दिएको सजायलाई हेला गर्छ, तर जसले सुधारका कुरालाई ध्यान दिएर सुन्छ ऊ ज्ञानी हुनेछ।
- 6 धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुःख मानिसको कमाइले कष्ट मात्र निमित्तियाँछ।
- 7 बुद्धिमानको वचनले ज्ञान फैलाउँछन् तर मूर्ख हृदयले त्यस्तो काम गर्दैन।
- 8 एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमानदारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।
- 9 दुःख मानिसको मार्गलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर जो मानिस न्यायीक र इमानदारी हुन संघर्ष गर्छ, त्यसलाई उहाँले प्रेम गर्नु हुन्छ।
- 10 जुन मानिसले सही मार्ग अपनाउँदैन उसलाई कठोर सजायले अपेक्षा गरिरहेको हुन्छ, अनि जसले सुधारलाई घृणा गर्छ त्यो निश्चय नै मर्छ।
- 11 परमप्रभुले प्रत्येक कुरा जान्नु हुन्छ, मृत्युको संसार नै उहाँको सामुने रहेकोछ। यसर्थ मानिसको हृदयमा के छ उहाँ सबै जान्नु हुन्छ।
- 12 मूर्खले उसलाई कसैले सुधारको मन पराउँदैन। यसर्थ त्यो बुद्धिमान मानिसबाट सल्लाह लिन जाँदैन।
- 13 एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।
- 14 विवेकशील हृदयले अझ ज्ञान पाउने चेष्टा गर्छ, तर मूर्खले खाली मूर्खता मात्र खोजि रहन्छ।
- 15 गरीब मानिसहरूको समय सधैं दुःखमय हुन्छ, तर सुखी हृदय लगातार उत्सव जस्तै सुखमय हुन्छ।
- 16 धेरै धन हुनु र त्यसबाट दुःख पाउनु भन्दा थोरै हुनु तर परमप्रभुलाई सत्कार गर्नु उत्तम हो।
- 17 घृणाले भरिएको ठाउँमा धेरै खानु भन्दा, प्रेमले भरिएको ठाउँमा अलिकति खानु उत्तम हो।
- 18 एउटा क्रोधित मानिसले झगडा मच्चाउँछ तर सहनशील मानिसले झगडालाई शान्त गराउँछ।
- 19 एकजना अल्छे मानिसको मार्ग, काढाहरूले भरिएको हुन्छ, तर ईमानदार मानिसको मार्ग फराकिलो बाटो झैं हुन्छ।
- 20 एक बुद्धिमानि छोरोले बाबुको निम्ति खुशीयाली ल्याउँछ भने, मूर्ख छोरोले उसको आमालाई हेला गर्छ।
- 21 मूर्खलाई दुःख कामले खुशी तुल्याउँछ। तर ज्ञानी मानिसले के सही हो त्यो गर्छ।
- 22 चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धैर्य परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ।
- 23 सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो।
- 24 बुद्धिमान मानिसले गरेको कामले उसलाई यस पृथ्वीमा जीवन दिन्छ अनि मृत्यु स्थानतिर जान रोक्छ।
- 25 अहंकारीको घर परमप्रभुले भताभुङ्ग पारिदिनुहुन्छ भने, विधवाको साँध-सीमानमा उहाँले सुरक्षित राखि दिनु हुन्छ।
- 26 दुःख मानिसहरूको विचारलाई परमप्रभु घृणा गर्नु हुन्छ तर उहाँले शुद्ध मानिसहरूको विचार सँग खुशी हुनु हुन्छ।
- 27 लोभी मानिसले आफ्नै घरमा आफू बोलाउँछ, तर त्यो मानिस बाँची रहन्छ जसले घूसलाई घृणा गर्छ।
- 28 एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलदै भन्छ। तर दुःख मानिसहरूको मुखबाट दुःख कुराहरू निस्कन्छन्।
- 29 परमप्रभु दुःख मानिसबाट टाढा बस्नु हुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नु हुन्छ।
- 30 एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पाछ, अनि शुभ समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ।

- 31 जसले जीवनदायी झपेडाईको अवहेलना गर्दैन, ऊ बुद्धिमान मानिसहरूको बीचमा बसेछ।
- 32 जुन मानिसले अनुशासनलाई अस्वीकार गर्छ उसले आफ्नो जीवनमा कष्ट ल्याउँछ, तर जसले हप्काइलाई स्वीकार गर्छ उसले समझशक्ति पाउँछ।
- 33 परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउँनु भन्दा अघि नम्रता आउँछ।

16

- 1 मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुनमा ऊ परमप्रभुमा भर पर्छ।
- 2 मानिसले सोचछ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँचु हुन्छ।
- 3 तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिप्रो योजना सफल हुनेछ।
- 4 परमप्रभुको प्रत्येक वस्तुको लागि आफ्नो उद्देश्यमूलक योजनाले रचनु भएको हो, दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपतिको योजना गर्नु भएको छ।
- 5 जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निसन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ।
- 6 राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ।
- 7 परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बसे बनाउनु हुन्छ।
- 8 बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो।
- 9 हृदयमा मानिसले आफ्नो मार्ग ठीक पाछै तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ।
- 10 राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसंगत बोल्नु पर्छ।
- 11 सही तराजु र नाप परमप्रभु सित सम्बन्धित रहन्छन्। उहाँ चाहानु हुन्छ, कि सबै व्यवसाय-धन्यहरू न्याय पूर्वक रहनु।
- 12 राजाले दुःख्याई गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ।
- 13 साँचो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्।
- 14 जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ।
- 15 राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ।
- 16 ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो! समझशक्तिलाई प्राप्त गर्नु चाँदी भन्दा असल हो।
- 17 धर्मी मानिसहरूको बाटोले दुर्भाग्यलाई त्यागछ, आत्मालाई जोगाउँन चाहने मानिसले ऊ कहाँ जान्छ त्यसको खयाल गर्नु पर्छ।
- 18 सर्वनाश भन्दा अघि अहंकार आउँछ, अनि घमण्ड अपमानको अघि आउँछ।
- 19 अहंकारी मानिससित लटकको धन बाँडनु भन्दा नम्र भएर गरीब मानिससित नम्र झै बसू असल हो।
- 20 मानिसहरूले उपदेश दिदा जसले सुन्छ त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ।
- 21 ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्ममधु शब्दले ज्ञान बढाउँछ।
- 22 तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मुखहरूलाई तिनीहरूको मुखताले नै दण्ड भोगाउँछ।
- 23 बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओठले शिक्षा बढाउँछन्।
- 24 आनन्दयाक बोली मह झै हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।
- 25 कहिले कही यस्तो लाग्छ कि बाटो सही छ, तर अन्त्यमा त्यस बाटोले मृत्यु तिर पुर्‍याउँछ।
- 26 परिश्रमी मानिसहरूलाई उसको भोकले नै काम गराई राख्छ। उसको भोकले उसलाई काम गराउँछ ताकि उसले खान पाओस।
- 27 एकजना बेकाममा मानिसले दुष्ट योजना बनाउँछ अनि उसको उपदेशलाई आगोले झै ध्वंस पारी दिन्छ।
- 28 एकजना झगडालु मानिसले सधैँ बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाइँ गराउँछ।
- 29 एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई उगछ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्‍याउँछ।
- 30 जब मानिस हाँसे एउटा आँख झिम्क्याउँछ भने, उसले नराम्रो योजना बनाएको हुन्छ। अर्कांलाई विगर्न आफू मुस्कुराउँदै काम गर्ने मानिस हुन्छ।
- 31 फुलेको केश इमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ।
- 32 मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो नगर जित्रे मानिस भन्दा पनि राम्रो मानिस हो।
- 33 चिष्टा, मानिसहरू द्वारा फर्‍याकिन्छ तर त्यसको निर्णय परमप्रभुले गर्नु हुन्छ।

17

- 1 प्रत्येक मानिसले झगडा गर्दै खाद्यनले भरिएको घरमा बसू भन्दा एक टुक्रा सुखवा रोटी खाँदै शान्तिमा बसू असल हो।
- 2 एकजना बुद्धिमान नोकले एकजना हडबडाउने छोरामाथि शासन गर्छ, अनि उसले एउटा दान्जु-भाई झै पैतृक धन प्राप्त गर्छ।
- 3 सुन अनि चाँदीलाई तिनीहरू कति शूद्र छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाचिन्छ।
- 4 दुष्ट मानिसले अरू मानिसहरूले बोलेको दुष्ट चीजहरूमा ध्यान दिन्छ, अनि ढँट्वाहरूले अरूको निन्दा सुन्छ।
- 5 जसले गरीबलाई घृणा गर्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ। जो अरूको विपत्तिमा रमाउँछ ऊ दण्डबाट उम्कने छैन।
- 6 नाति-नातिनीहरू बुद्धमानिसको निम्ति मुकुट हुन्, अनि आमा-बाबुहरू आफ्ना छरा-छरीका गौरव हुन्।
- 7 मुख मानिसले धेरै बोल्नु असल हुँदैन, त्यसरी नै शासकलाई झटो बोल्नु सुहाउँदैन।
- 8 घस ग्रहण गर्ने मानिसलाई घस महामान्न झै लाग्छ, र त्यो मानिस जहाँ जान्छ वही उसले सफलता पाए जस्तो लाग्छ।
- 9 जसले अरूको गल्तीको बारेमा भूलिदिन्छ उसले प्रेमलाई अघि बढाउँनेछ, तर जसले अर्काको गल्ती घरी-घरी ल्याउँछ त्यसले घनिष्ट साथीहरूलाई गुमाउँछ।
- 10 विवेकी मानिसलाई एउटा वचनले जति असर पाछै, मुखलाई एक सय कोराँले पनि असर पाँदैन।
- 11 एउटा दुष्ट मानिस सधैँ नै बिद्रोह गरिरहन्छ। यसर्थ उसको बिरोधमा एकजना निष्पक्ष मानिस पठाइन्छ।
- 12 मुखको सामुने पर्नु भन्दा बच्चाहरू खोसिएको भालको सामुने पर्नु असल हुन्छ।
- 13 यदि कसैले असलको बद्ला दुराईले लिन्छ भने घरले सधैँ कठिनाइहरूको सामना गर्नेछ।

- 14 झगडा शुरू गर्नुको अर्थ नदीको बाँधमा प्वाल पार्नु बराबरे हो। यसैकारण नियन्त्रण भन्दा बाहिर जानु अधिनै बहसलाई अन्त गरिदछ।
- 15 जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ अनि एउटा निर्दोष मानिसलाई दोषी, तिनीहरू दुवैलाई परमप्रभुले घृणा गर्नु हुन्छ।
- 16 एकजना मूर्खलाई सम्पत्तिको के काम? ज्ञान किन्ने? उसको दिमाग नै छैन।
- 17 असल मित्रले सधैं माया गरिरहेको हुन्छ। त्यसरी नै साँचो दाज्यु-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ।
- 18 समझ नभएको मानिसले नै वाचा-बन्धन गर्छ। अनि अर्कोको ऋणमा जमानी बन्छ।
- 19 लडाईं-झगडा मन पराउनेले पाप मन पराउँछ, अनि जसले शेखी गर्छ उसले त आफ्नै सर्वनाशलाई निम्तो दिन्छ।
- 20 कुटिल हृदय भएको मानिसको कहिल्यै उन्नति हुँदैन, अनि जसको बोलीमा छल कपट हुन्छ त्यो त आफै सत्यनाश हुन्छ।
- 21 मूर्ख छोरा भएको पिता दुःखी हुन्छ। मूर्ख छोरोको बाबु कहिल्यै सुखी हुँदैन।
- 22 आफ्नो मनलाई प्रसन्न राख्न नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हठीहरू पनि नरम पारिदिन्छ।
- 23 एकजना दुष्ट मानिसले न्याय बिगानको लागि गोप्य तरिकाले घुस दिन्छ।
- 24 ठीक विचार भएको मानिसले सधैं ज्ञानको बिषयमा सोचिरहन्छ तर मूर्ख मानिसले सधैं टाडा-टाडा ठाउँको सपना देख्छ।
- 25 मूर्ख छोरोले उसको बाबुलाई शोक दिइरहन्छ, अनि आफूलाई जन्म दिने आमालाई पीर मार्कोमा पार्छ।
- 26 अन्याय नगरी दण्ड दिनु गर्ती हो। यसरी नै ईमानदार अगुवाहरूलाई ठीक काम गरे बापत सजाय दिनु अनुचित हो।
- 27 एकजना ज्ञानी मानिस सजिलै रिसाउँदैन। ज्ञानी मानिसले होशियारसित शब्द प्रयोग गर्दै बात मार्छ।
- 28 चुपचाप बसे मूर्खलाई पनि ज्ञानी ठानिन्छ अनि जसले उसको मुखतालाई बन्द राख्छ ऊ विवेकी देखिन्छ।

18

- 1 एक्ले बसे मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ।
- 2 मूर्ख मानिसले अर्कोको अर्ति सुन्न रुचाउँदैन। त्यस्तो मानिसले उसको आफ्नै मात्र विचार व्यक्त गर्न चहान्छ।
- 3 जब दृष्टता आउँछ, तब घृणा पनि आउँछ, अनि अपमानसित बदनाम आउँछ।
- 4 मानिसका बचनहरू गहिरो पानी झै हुन्, ज्ञानको स्रोत एउटा बेग्ले बग्ने झरना झै हो।
- 5 एकजना दोषी मानिसको पक्ष लिएर निर्दोष मानिसलाई अन्याय गर्नु अत्यन्तै अनुचित हो।
- 6 मूर्खहरूको ओठहरूले बहस ल्याउँछ उसको मुखले थपड खोज्छ।
- 7 मूर्खको मुखले उस माथि विपत्ति ल्याउँछ, उसको ओठहरू एउटा पासो जस्तै हो उसको आफ्नै जीवनलाई समात्छ।
- 8 मानिसहरू सधैं बदनाम गराउने झूटा कुराहरूले बहकाउने मानिसको मुखबाट सुन्न मन पराउँछन्, अनि त्यस्ता कुराहरू मीठो भोजन झै पेट भित्र जान्छन्।
- 9 यो निश्चय हो कि जसले आफ्नो काम अल्छी गरि गर्छ, त्यो सर्वनाश गर्नेको भाइ जति कै हो।
- 10 परमप्रभुको नाम एउटा दृढ किल्ला झै हो, धर्मीहरू यसभित्र कुट्टन र सुरक्षित रहन्छन्।
- 11 एकजना धनी मानिसको सम्पत्ति उसको निम्ति बलियो किल्ला झै हो, उसले यसलाई अग्लो पर्खाल जस्तो सम्झिन्छ।
- 12 मानिसको पतन हुनु अघि उसको मनमा अहंकार आउँछ तर नम्रता आदरको अघि आउँछ।
- 13 जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउने मूर्ख हो।
- 14 जब मानिस बिमारी हुन्छ उसको आत्माले उसलाई बीमार सहने शक्ति दिन्छ, तर चोट लागेको आत्मालाई कसले सहन सक्छ?
- 15 एकजना विवेकशीलले मानिसले सधैं केही चीज सिक्न चाहन्छ। एउटा ज्ञानी मानिसले ज्ञान लिन ध्यान दिएर सुन्छ।
- 16 उपहासले एकजना मानिसको निम्ति ढोका उधाँछ, अनि त्यो मानिस महापुरुषहरूको सामुने पुन सक्छ।
- 17 आफ्नो मुटुको बारेमा बोल्ने पहिलो मानिस, अर्को मानिसबाट केरकार नहुञ्जेलसम्म सही जस्तो लाग्छ।
- 18 गोला हालेर झगडा मोटिन्छ अनि शक्तिशाली प्रति-द्वन्द्विहरूलाई छुट्टाइन्छ।
- 19 यदि साथीलाई अपमान गरेर उसलाई मनाउनु एउटा बलियो पर्खालले घेरिएको शहरलाई कब्जा गर्नु भन्दा गाह्रो पर्छ।
- 20 आफ्नो मुखको फलले मानिसले पेट भर्छ, जे उसको ओठले उत्पन्न गर्छ त्यसमा ऊ सन्तुष्ट हुन्छ।
- 21 आफैले बोलेको शब्दहरूले आफैलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याउँछ स्वीकार्नु तत्पर रहनु पर्छ।
- 22 जसले पत्नी भेट्छ उसले उत्तम कुरो भेट्छ। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।
- 23 मरीब मानिसहरूलाई दयाको भिक्षा चाहिन्छ तर धनी मानिसहरूले खस्रो जवाफ दिन्छन्।
- 24 धेरै मित्रहरू भएको मानिसले आफैलाई हानी गर्छ, तर कुनै भित्र यस्तो पनि हुन्छ जो आफ्नै दाज्युभाई भन्दा पनि बिश्वासी हुन्छ।

19

- 1 कुटिलता पूर्ण प्रयोग गर्ने मूर्ख भन्दा निष्कलंक गरीब असल हो।
- 2 बिनाज्ञान उत्साहीत हुनु राम्रो होइन। यदि तिमी धेरै हतार गर्छौ भने विराउने छौ।
- 3 मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ।
- 4 धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै भित्रले पनि त्यागि दिन्छ।
- 5 झट्टो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झट्टो बोलिरहन्छ त्यो बाँच्नु सक्दैन।
- 6 धेरै मानिसहरूले शासकको निगाह खोज्छन् अनि प्रत्येकले उदार मानिसको साथी बन्न चाहन्छ। अनि असल मानिसको मित्र हुन चाहन्छ।
- 7 गरीब मानिस सित आफन्तहरू पनि टक्कटकिन्छन्। साथी भाइहरू पनि त्यस गरीब मानिस देखि नर-पर बस चाहन्छन्। उसले जति नै बिन्ति गरोस कसैले सहायता गर्दैन।
- 8 बुद्धि प्राप्त गर्नेले आफ्नै जीवनलाई माया गर्छ। जसले आफ्नो समझ शक्ति बढाउँछ ऊ सधैं उन्नति गरिरहन्छ।
- 9 एकजना झट्टो गवाही दिनेलाई दण्ड दिने छ। जसले झट्टो बोल्छ त्यो ध्वंस हुनेछ।
- 10 मूर्ख धनी हुनुहुँदैन यस्तै प्रकार एकजना नोकरले राजकुमारमाथि शासन गर्नु हुँदैन।
- 11 ज्ञानी मानिस रिसाउनमा ढिलो हुन्छ अनि गर्तीलाई क्षमा दिनु उसको यशको लागि राम्रो हुन्छ।
- 12 राजाको क्रोध सिंहको गर्जन जस्तो हो, अनि उसको निगाह घाँसमा परेको शीतको थोपा जस्तो हो।
- 13 मूर्ख छोरो बाबुको लागि बिनाशको बाढी हो, अनि झगडाले पत्नी नित्य पानी चुहने घर जस्तै हो।
- 14 धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछ।

- 15 अल्ल्छीपनले गहिरो निद्रा लाग्दछ, अनि अल्ल्छी मानिस भोक भोकै रहन्छ।
- 16 जसले कानून मानेर चल्छ उसको जीवन सुरक्षित हुन्छ, तर जसले आफूले के गर्थो त्यसको विषयमा वास्ता गर्दैन भने त्यो मर्नेछ।
- 17 गरीब माथि दया गर्नु परमप्रभुलाई सापट दिनु हो। अनि परमप्रभुले उसलाई फिर्ता तिरु हुनेछ।
- 18 सुध्रिने आशा अझै छ भने तिमी छोरालाई शिक्षा देऊ नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ।
- 19 यदि कसैलाई सजिलै रीस उद्दूछ भने, उसले त्यसको मृत्यु चुकाउनु पर्छ। यदि तिमी उसलाई बचाउँछौ भने उसले त्यो गलती दोहर्थाइन्छ।
- 20 उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।
- 21 मानिसले हृदयमा अनेकौं कुराहरू गर्न भनी सोचछ, त्यही हुन्छ जो परमेस्वरले चाहनु हुन्छ।
- 22 विश्वासले मानिसलाई आनन्दायक बनाउँछ, यसकारण झट हुनु भन्दा गरीब हुनु नै असल हो।
- 23 परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याप्तिका आवश्यकताहरू पूरा हुन्छन अनि दुःखले उसलाई छुन सक्दैन।
- 24 एकजना अल्ल्छेले उसको हात भाडा भित्र हाल्छ, तर उसले त्यसलाई उठाएर आफ्नो मुखमा पुर्‍याउँदैन।
- 25 मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन।
- 26 जसले आफ्नो बाबुलाई नराप्नो व्यवहार गर्छ, अनि आफ्नो आमालाई टाढा खेदु ऊ लाजमर्दो कलकित छोरा हो।
- 27 हे मेरो छोरो, यदि तिमीले अनुशासनलाई ध्यान दिन छाड्यौ भने तिमी ज्ञानी वचनहरूबाट पनि टाढिन्छौ।
- 28 झटो गवाहीले न्यायको खिल्ली उडाउँछ। दुष्ट मानिसहरू द्वारा भनेका कुराहरूले अझ दुष्टता मात्र बढाउँछ।
- 29 जसले आफैलाई अरु भन्दा असल सम्झन्छ उसले सजाय भोग्नु पर्छ। त्यस्तो मूर्खहरूले कुटाई भेट्छन्।

20

- 1 दाखरस उपहास गरिने बस्तु हो, निगार चाहिँ एउटा झगडा ल्याउने चीज हो। जो यसको प्रभावमा पर्छ ऊ ज्ञानी हुने छैन।
- 2 राजाको क्रोध सिंहको गर्जन झैं हो, जसले उसलाई क्रोधित बनाउँछ आफ्नो जीवनलाई खतरामा पार्छ।
- 3 झगडा गर्न अस्वीकार गर्ने मानिस आदरणीय हुनेछ तर मूर्ख मानिस त सदैव झगडाको लागि तत्पर रहन्छ।
- 4 एउटा अल्ल्छे मानिसले शरद ऋतुमा खेत जोत्दैन, समयमा उसले अन्नहरू खोज्छ अनि त्यहाँ केही हुँदैन।
- 5 मानिसहरूको हृदयमा रहेका कुराहरू गहिरो कुवाको पानी जस्तै हुन, तर समझदार मानिसले त्यो ताँपर निकाल्छ।
- 6 धेरै मानिसहरूले भन्ने गर्छन तिनीहरू विश्वास योग्य मानिस छन्, तर विश्वासनीय मानिस कसले भेट्न सक्छ?
- 7 एकजना धर्मी मानिस सधैँ ईमान्दारी पूर्वक बास्छ र उसका नानीहरूलाई पाछि फायदा पुर्‍याउँछ।
- 8 जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्।
- 9 के कसैले म शुद्ध छु भनि दावी गर्न सक्छ? के कुनै मानिसले दावी गर्न सक्छ की ऊ आफ्नो पापबाट शुद्ध हुन सक्छ?
- 10 परमप्रभुले त्यो तौल र नापहरूलाई घृणा गर्नुहुन्छ जुन बेठीक छन्।
- 11 एउटा बालकलाई उसको चाल-चलनबाट पनि जान्नु सकिन्छ उसको व्यवहार असल छ की छैन।
- 12 परमप्रभुले देखे आँखा र सुन्ने कान दुबैलाई सृष्टि गर्नु भयो।
- 13 यदि तिमी धेरै सुद्र मन पराउँछौ भने। तिमी गरीब हुने छौ। जागा रहो अनि तिमीसंग प्रशस्त खाने कुरा हुनेछ।
- 14 राम्रो छैन! यो राम्रो छैन! भन्दै ग्राहकले किन्छ तर पछि उसले भाउ कसेकोमा आफैलाई प्रशंसा गर्छ।
- 15 सुन अनि धेरै लालमणिहरू छन्, तर ज्ञानीको भाषण, निखुर गहना हो।
- 16 एउटा अपरिचित मानिसलाई उधारो दिन्छौ भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।

17 छल गरि कमाएको अन्न खान मीठो लाग्छ, तर अन्तमा त्यसले मुखभरी ढुङ्गा चपाए जस्तो हुन्छ।

- 18 कुनै योजना बनाउनु अघी राम्रो सल्लाह गर्नु। यदि युद्धमा जानु छ भने असल मार्गदर्शन लिनु।
- 19 अर्काको गोप्यनीय कुराहरू भन्ने मानिसलाई भरोसा गर्न सकिँदैन। यसर्थ धेरै बोल्ने मानिसबाट जोगिएर बस।
- 20 यदि कुनै मानिसले आफ्ना आमा-बाबुलाई सराफ्छ भने उसको बर्ती राती अन्धकारको बीचमा निभ्ने छ।
- 21 यदि तिमी सित भएको सम्पत्ति तिमीले छिटो छिटो र सजिलै हासिल गरेको भए यो अन्तमा आशिषपूर्ण हुनेछैन।
- 22 यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिमी रक्षा गर्नु हुनेछ।
- 23 परमप्रभुले गलत तौललाई घृणा गर्नु हुन्छ अनि झट्टा तराजुहरू असल होइनन्।
- 24 मानिसले चाल्ने प्रत्येक कदम नै परमप्रभुले तोक्नु हुन्छ। तब मानिस कसरी जान्दछ कि उसको जीवनमा के परी आउँछ।
- 25 परमप्रभुलाई भाकल गर्ने अघि नै सोचेर भाकल गर्नु, पछि पछुताउनु नपरोस कि “मैले यस्तो भाकल नगर्नु पर्ने रहेछ।”
- 26 एकजना ज्ञानी राजाले दुष्टहरूलाई भूस निफाने झै गरी छुट्याउनछन् अनि तिनीहरूलाई सजाय दिन्छन्।
- 27 एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउछ।
- 28 यदि राजा विश्वासी र सत्यवादी छन् भने, उसले शक्ति सुरक्षित राख्न सक्छन्। उसको विश्वासनीयताले उसको राज्य बलियो राख्ने छ।
- 29 एकजना जवान मानिसको गौरव उसको बल हो, अनि एउटा बूढो मानिसको गौरव उसको फुलेको केश हो।
- 30 कुटाइले चोट पुर्‍याउ र खराबी हटाउँछ अनि मुक्कारहरूले भित्रि जीविलाई सफा गर्छ।

21

- 1 राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैँ जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ।
- 2 मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ।
- 3 बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ।
- 4 घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन प्रदीपको सलेदोको काम गर्छन्।
- 5 लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निष्पत्त दरिद्रता ल्याउँछ।
- 6 झटो बोलेर कमाएको सम्पत्ति वाफ झैँ अस्थिर हुन्छ अनि त्यो घातक पासो बनिन्छ।
- 7 दुष्ट मानिसहरूले गरेको नराप्नो कामले तिनीहरूलाई ध्वंस पार्छ। जुन संगत छ त्यो गर्नु यी मानिसहरू अस्वीकार गर्छन्।
- 8 दुष्ट मानिसहरू सधैँ अर्काकाई ठग्नै हुन्छन् तर असल मानिसहरू ईमान्दार र न्याय संगतका हुन्छन्।

- 9 एउटी झगडालु पत्नी सित घर भित्र बसु भन्दा शान्ति सित घरको एककुनामा बसु शान्तिमय हुन्छ।
- 10 दुष्ट मानिसहरू सधैं खराब काम गर्न खोज्छन् अनि तिनीहरूले वरिपरि भएका मानिसहरूलाई दया देखाउँदैन।
- 11 दुष्ट मानिसहरूले सजाय पाउँदा सरल मानिसहरूले ज्ञान पाउँछन्। जब बुद्धिमान मानिसहरूलाई अनुशासित बनाइन्छ तिनीहरू अझै जानी हुन्छन्।
- 12 परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंस पार्नु हुन्छ।
- 13 यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।
- 14 गुप्त रूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ।
- 15 न्यायले इमान्दार मानिसहरूलाई आनन्दित तुल्याउँछ, तर कुकर्मिहरूलाई यसले भयभित पार्छ।
- 16 जो मानिस समझदारीको मार्गबाट बरालिन्छ ऊ अन्तमा मृत मानिसहरू सँग समाप्त हुन्छ।
- 17 जसले सुख-भोगलाई प्रेम गर्छ ऊ दरिद्र बन्छ। जसले दाखरस अनि तेललाई प्रेम गर्छ ऊ धनी हुनु सक्दैन।
- 18 एउटा दुष्ट मानिस एउटा धर्मी मानिसको निम्ति उद्धारक हुनेछ, अनि त्यसरीनि एउटा अविश्वासी मानिस इमान्दार मानिसको निम्ति हुनेछ।
- 19 छिटो रिसाउने र झगडालु स्वभाव भएकी पत्नी सित बसुभन्दा निर्जन मरुभूमिमा रहनु असल हुन्छ।
- 20 बुद्धिमान मानिसले आफूलाई चाहिने चीजहरू संचय गरेर राख्नु भने, मूर्खले यो सबैलाई खाने र खर्च गर्नेछ।
- 21 जो इमान्दार जीवन जीउछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ।
- 22 एकजना जानी मानिसहरूले सशत्रु सेनाहरूको शहर आक्रमण गरे अनि उनीहरूको सुरक्षित र भरपर्दो किल्लालाई ध्वंस गरि दिए। जानी मानिसलाई कुनै कुराको अपठेरो पर्दैन।
- 23 जसले आफ्नो मुख र जिभ्रालाई नियन्त्रणमा राख्नु उसले आफैलाई कष्टबाट रक्षा गर्छ।
- 24 जो मानिस जसले आफूलाई अरु मानिसहरू भन्दा श्रेष्ठ ठान्छ त्यो घमण्डी हो अनि उसलाई “खिल्ली उडाउनेवाला” नामद्वारा बोलाइन्छ, उसले अत्यन्त घमण्डकासाथ काम गर्छ।
- 25 एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्।
- 26 लोभि मानिसले उसका सबै दिनहरू धेरै पाउँने इच्छा गर्दै बिताउँछ, तर धर्मी मानिसले उदारता पूर्वक दिन्छ।
- 27 दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दुष्ट अभिप्रायले चढाएको त झन घृणित हुन जान्छ।
- 28 शत्रुको साक्षीहरूको नाश हुन्छ, तर एकजना मानिस जसले सवाधानी पूर्वक सुन्छ ऊ सधैंको निम्ति बोल्छ।
- 29 एउटा दुष्ट मानिसले अविवेकी अनि साहसी कार्यहरू गर्छ तर एउटा इमान्दार मानिसले उसको कार्यहरूमा सोच विचार गर्छ।
- 30 कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्र सक्छ।
- 31 मानिसहरूले लडाईं जित्र हात-हतियार तथा घोडा तयार पार्न सक्छन्, तर तिनीहरूलाई विजय अथवा पराजय परमप्रभुले नै दिनु हुन्छ।

22

- 1 धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो।
 - 2 सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो।
 - 3 एउटा बुद्धिमान मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन् अनि दुःख पाउँछन्।
 - 4 नम्र बन अनि परमप्रभुलाई आदर गर, तब तिमीहरू बाच्नेछौं अनि धन र सम्मान पाउने छौं।
 - 5 दुष्ट मानिस नाना थरीका फेदामा पर्छ, तर आफ्नो आत्माको पर्वाह गर्ने मानिस यस्तो कष्ट देखि टाढो बस्छ।
 - 6 नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन गर्छ।
 - 7 धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्।
 - 8 अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ।
 - 9 एकजना उदार योग्य मानिसले आशिष पाउँछ। उसले आशिष पाउँछ किनभने उसले आफ्नो भोजन गरीबलाई दिन्छ।
 - 10 यदि कुनै मानिसले अरुलाई छिस्ती गर्छ भने उसलाई त्यहाँबाट बल लगाएर निकाली देऊ। जब ऊ मानिस नै हट्छ झगडाहरू जान्छ र अनि लडाईं र अपमानहरू पनि सकिन्छ।
 - 11 एउटा मानिस जसले शत्रु हृदयलाई प्रेम गर्छ, जसको बोलीवचन करुणामय हुन्छ, ऊ राजाको मित्र हुनेछ।
 - 12 परमप्रभुले सत्यता माथि पहरा दिनु हुन्छ, अनि अविश्वासी मानिसहरूले भनेका कुराहरूलाई विफल बनाउनु हुन्छ।
 - 13 अलछे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।”
 - 14 व्यभिचारी पापको जाल हो यसर्थ परमप्रभु यस्तो जालमा फँसेसित अत्यन्तै क्रोधित हुनुहुन्छ।
 - 15 नानीको मनका मूर्खता रहेको हुन्छ। अनुशासनको ढण्डाले यस मूर्खतालाई ऊबाट भागाइन्छ।
 - 16 आफ्नो धन बढाउनु जसले गरीबलाई ठाउँ अनि धनी मानिसलाई उपहार चढाउँछ भने ती दुवै जना पछि दरिद्र हुन्छन्।
- तीस ज्ञानपूर्ण भनाईहरू
- 17 राम्रोसँग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन जानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिक्ने।
 - 18 यदि तिमीले यी कुराहरू याद राख्यौ भने असल हुनेछ। यी वचनहरू भन्नु सक्थौ भने तिमीलाई सहायता हुनेछ।
 - 19 अन्न म तिमीलाई ती कुराहरू नै सिकाउनेछु र म चाहन्छु, कि तिमीले परमप्रभु माथि भरोसा गर।
 - 20 तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्।
 - 21 यी वचनहरूले सत्य र महत्वपूर्ण कुराहरू सिकाउँछ। तब तिमीलाई जसले पठाउनु भएको छ उहाँलाई सही जवाफ दिन सक्छौ।
- 1 —
- 22 गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट बञ्चित नगर।
 - 23 परमप्रभुले तिनीहरूको मुद्दाको पक्ष लिनु हुन्छ, अनि उहाँले तिनीहरूको जीवन लिनु हुनेछ जसले उनीहरूलाई लुट्छन र शोषण गर्छन्।
- 2 —
- 24 झट्टै रिसाउने मानिससित मित्रता नजोड। सितिमिति रिसाउने मानिससित संगत नगर।
 - 25 नत्र भने तिमीले उसको बाटो जान्ने छौ र फन्दामा फँसे छौ।

— 3 —

- 26 कहिल्यै कसैको जिम्मवारी लिने नहोऊ अर्कोले लिएको ऋणको लागि जमानी नबस।
27 तिमीले त्यो ऋण चुत्ता गराउनु नसके निर्मीकहाँ भएको सबै गुमाउनु पर्नेछ। तिमीले आफ्नो ओढेओख्य्याउने सम्म गुमाउनु पर्नेछ।

— 4 —

- 28 तिम्नो जमीन जसमा सिमाना तिम्ना पुर्खाहरूले कोरेका हुन, त्यो सिमाना कहिल्यै हल्लिन नदेऊ।

— 5 —

- 29 यदि कोही मानिस आफ्नो काममा निपुण छ भने ऊ राजाको सेवा गर्ने योग्यको हुन्छ। उसले नचिनेका मानिसहरूको सेवा गर्दैन।

23

— 6 —

- 1 यदि तिमी कुनै अधिकृतसित भोजनमा बसेको छौ भने याद राख तिमी कसको अधि छौ।
2 तिमी धेरै खाने गर्थ्यौ भने पनि तिमीले आफूलाई नियन्त्रणमा राख्नु पर्छ।
3 उसको स्वादिलो भोजनद्वारा परिक्षीत नहोउ किनभने उसको भोजन छलपूर्ण हुन्छ*।

— 7 —

- 4 धनी बन्न चेष्टा गर्दै आफैलाई नथकाऊ। यदि तिमी बुद्धिमान छौ भने तिमीले यस्तो गर्न बन्द गर।
5 धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पंखेटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ।

— 8 —

- 6 एउटा कञ्जस मानिस सित भोजन नखाऊ। उसको घरमा पकाएको स्वादिलो भोजनको इच्छा नगर।
7 त्यो यस्तो मानिस हो जो आफ्नो भोजनको मोल लगाई रहन्छ। तिमीलाई त भन्छ, “तिमी खाऊ, मस्त भई खाऊ,” तर त्यो उसको मनभित्रबाट भनेको होइन।
8 तिमीले अलिकति खाएको पनि उकेलि दिने छौ अनि तिमीले उसलाई गरेका प्रशंसाहरू व्यर्थ भएर जान्छन्।

— 9 —

- 9 मुखले तिम्ना ज्ञानी वचनहरूलाई घृणा गर्छ, मुखसित कुरा नगर।

— 10 —

- 10 जमीनमा पुरानो सिमाना भए त्यसलाई सार्ने प्रयास नगर। टुहुरा-टुहुरीहरूको जमीन जबरजस्ती दाखल नगर।
11 किनभने परमप्रभु ती अनाथहरूको शक्तिशाली संरक्षक हुनु हुन्छ जसले अनाथहरूको पक्षमा तिमीसित अदालतमा लडनु हुन्छ।

— 11 —

- 12 तिमीहरूको विचारलाई अनुशासनमा लगाऊ अनि ज्ञानको शिक्षाहरूमा ध्यान देऊ।

— 12 —

- 13 आवश्यकता अनुसार नानीलाई सधैं सजाय देऊ। सजाय दिदैं त्यो मर्दैन।
14 यदि तिमीले उसलाई सजाय दियो भने, तिमीले उसलाई चिहानबाट रक्षा गर्ने छौ।

— 13 —

- 15 हे मेरो छोरो, तिमी बुद्धिमान भयौ भने म खुशी हुनेछु।
16 यदि तिमीले सही कुराहरू गरेको सुन्न पाए म हृदयबाट नै खुशी हुने थिएँ।

— 14 —

- 17 पापीहरूको ईर्ष्या नगर। तर सबै समयमा, परमप्रभुलाई सम्मान गर।
18 तब तिम्नो एउटा भविष्य हुन्छ, तिम्नो आशा कहिल्यै हराउने छैन।

— 15 —

- 19 मेरो छोरो, सुन र ज्ञानी बन! सधैं सही बाटोमा हिडने कुरा ख्याल गर।
20 धेरै भोजन गर्ने तथा दाखरस पिउने मानिस सित मित्रता नराख।
21 जुन मानिसले धेरै खान्छ अनि धेरै पिउँछ भने गरीब हुन्छ। उसको उडाइले उसलाई थोत्रो लुगा लगाउने बनाई दिन्छ।

— 16 —

- 22 तिम्ना बाबु जसले तिमीलाई जीवन दिए उनको बचनहरू सुन। तिम्नी आमा भनेर उनलाई हेला नगर।
23 सत्यतालाई किन अनि यसलाई नबेच। ज्ञान, अनुशासन अनि समझ शक्तिलाई पनि किन।
24 इमान्दार मानिसका बाबु अति सुखी मानिस हुन। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ।
25 यसर्थ तिम्ना आमा-बाबु तिमी सित खुशी भई बस्नु। तिम्नी आमाले आनन्द पाउन।

— 17 —

- 26 हे मेरो छोरो! म जे भन्दैछु अलिक ध्यान दिएर सुन। मैले भनेका कुराहरू स्वीकार गर।
27 एउटी वेश्या एक गहिरो खाडल जस्तो हो एक व्यभिचारिणी स्त्री, एक सौँधुरो इनार जस्तो हो।
28 एउटा खराब आइमाई डौंकुले झैं बाटो दुक्नेर वस्छे अनि धेरै मानिसहरूलाई अविश्वासी बनाउँछे।

— 18 —

* 23:3: उसको ... छलपूर्ण हुन्छ यसको अर्थ यो हुन सक्छ कि घरवालाले पाहनाबाट केहि पाउन चाहन्छ। त्यसकारण उसले पाहनालाई आँखा लोभ्याउने भोजन दिन्छ तर उसका उद्देशहरू सौँचो हुँदैनन् तिमीहरू छलपूर्ण हुछन्।

- 29-30 कसको दयनीयता छ? कसको दुःख छ? को कष्टमा डुबेको छ? को झगडा टाटामा फँसेको छ? बिना कारण कसले चोट पाएको छ? कसको आँखा राता भएका छन्? तिनीहरू ती हुन् जो रात दिन दाखरसको सेवनमा बिताउछन् अनि जो मिश्रित मद्य चाख्न भोजनहरूमा जान्छन्।
 31 दाखरसद्वारा दाखको रातो रंगद्वारा यसको प्याला भित्रको चमकद्वारा सम्मोहित नहोऊ। यो बिना अवरोध घाँटीबाट तल स्वाट्टै जान्छ।
 32 तर अन्तमा यसले सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ।
 33 तिमीले विचित्र चीजहरू देखे छौ। भ्रान्त विचार, तिमी मनमा कूट्टे छन।
 34 तिमीलाई यस्तो लाग्नेछ महासमुद्रको माथिल्लो सतहमा सुतिरहेछौ, तिमी जहाज माथि सुतिरहेछौ।
 35 तिमी भन्थौ तिनीहरूले मलाई हिकाँप मैले अनुभव गरिँन, तिनीहरूले पिटे तर मलाई थाहा भएन। म कति बेला ब्यँझन्थु? म जान्छु अनि अर्का मद्य पिउँछु।

24

— 19 —

- 1 दुष्ट मानिसहरूको डह नगर। तिनीहरूको संगतको इच्छा नगर।
 2 तिनीहरू आफ्नो हृदयमा नराम्रा योजनाहरू मात्र रचन्छन्। तिनीहरू अरूलाई कसरी कष्ट दिने त्यस विषयमा मात्र बकिरहेका हुन्छन्।

— 20 —

- 3 एउटा घर ज्ञान द्वारा निर्माण गरिन्छ र समझशक्ति द्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ।
 4 अनि ज्ञानद्वारा यसको भण्डारकोटाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्।

— 21 —

- 5 एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मानिस भन्दा असल हो।
 6 यसकारण तिमीले लडाईं लडन। अधि सावधानी पूर्वक योजनाहरू बनाउनु पर्छ। यदि तिमी विजयी हुनु चाहन्छौ भने तिमीले धेरै सल्लाहकारहरूको सल्लाह लिनुपर्छ।

— 22 —

- 7 मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्ने शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोलन सक्नेन।

— 23 —

- 8 दुष्ट षडयन्त्र साथै गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्।
 9 मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ।

— 24 —

- 10 यदि तिमीले आफैलाई सकंठको समयमा कमजोर देखाउँछौ भने, तिमी साच्चै नै कमजोर हो।

— 25 —

- 11 यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ।
 12 यदि तिमीले भन्छौ “हेर, हामीहरूलाई यो कहिल्यै थाहा थिएन” के उहाँ जसले मानिसहरूको हृदयहरूलाई जाँच गर्नु हुन्छ यो सत्यतालाई जान्नु हुन्न र? उहाँ जसले मानिसहरूको आत्माहरूलाई पहारा दिनु हुन्छ यसको बारेमा जान्नु हुन्न र? अनि उहाँले प्रत्येक मानिसलाई उसको काम अनुसार दण्ड दिनुहुनेछ।

— 26 —

- 13 हे मेरो छोरो, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ।
 14 यसरी नै यो पनि तिमी जान कि त्यो तिमी आफ्ना ज्ञानमा रमाउँछ। यदि तिमीले यो ज्ञान प्राप्त गर्दौ भने तिमी भविष्य हुनेछ, तिमी आशा कहिल्यै हराउने हुँदैन।

— 27 —

- 15 एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुट्छु लान्छु।
 16 धर्मी मानिस सात पल्टसम्म लडे पनि ऊ फेरि उठ्छ। तर दुष्ट मानिसहरूलाई दुःख कष्टले लडाउँछ।

— 28 —

- 17 शत्रु हार्दा पनि खुशी नहोऊ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन।
 18 यदि तिमीले यसो गर्दौ भने परमप्रभुले चाल पाउनु हुनेछ अनि उहाँ तिमी सित निरास हुनु हुनेछ र यस्तो हुन सक्छ कि तिमी शत्रुलाई नै उहाँले सहायत गर्नु हुन्छ होला।

— 29 —

- 19 दुष्ट मानिसहरूको कारणले गर्दा क्रोधित नबन; दुष्टहरूको डहानगर,
 20 किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निम्नेछन्।

— 30 —

- 21 हे! मेरो छोरा, परमप्रभुको अनि राजाको डर मान अनि विद्रोहीहरूसँग कहिले सम्मिलित नहोऊ।
 22 किनभने त्यस्ता मानिसहरू एकसरी नासिनेछन्। अनि तिमीलाई थाहोँ हुँदैन कि कस्तो खालको कष्ट परमेश्वर र राजाले तिनीहरूमाथि ल्याउने छन्।
 23 यी ज्ञानी मानिसहरूका वचनहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ।
 24 एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरू द्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरू द्वारा ऊ निन्दित हुनेछ।
 25 तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ।

- 26 निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओठमा लिएको चुम्बन झैं हो।
- 27 पहिले बाहिरी काम गर। खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्नो घर बनाऊ।
- 28 तिम्नो छिमेकीको विरुद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ झटो नबोले।
- 29 यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बदला लिने छु।”
- 30 म एकजना अलछे मानिसको भूमि भएर हिउँदै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे।
- 31 त्यो भूमि काडाको झाडीले छोपेको छ, जता तै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ।
- 32 मैले यसलाई राम्ररी हेरेँ, अनि यसको बारेमा विचार गरे, मैले बुझेँ अनि एउटा पाठ सिकेँ।
- 33 एक छिनको सुताईले अनि एक छिनको आरामले।
- 34 दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।

25

सुलोमानका केही अरू हितोपदेशहरू

- 1 सुलोमानका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका नोकरहरूबाट उतारेका हुन्।
- 2 परमेश्वरको महिमा चीजहरू लुकाउनु हो अनि राजाको महिमा चीजहरूको जाँच गर्नु हो।
- 3 जसरी स्वर्ग हामी माथि छ र जमीन हामीबाट मुनि त्यसरी नै राजाको मन पनि रहस्य मय हुन्छ हामी बुझ्ने सक्तैनौं।
- 4 यदि चाँदीबाट अशुद्धतालाई निकालिदियो भने शिल्पी सुनारले त्यसबाट सुन्दर गहना बनाउनु सक्छन्।
- 5 यस्तै प्रकारले, यदि दृष्ट अनि बेइमान उपदेशकहरूलाई राजाको उपस्थितिबाट हटाइन्छ भने, उसको शासन धर्मीकताद्वारा सुरक्षित हुनेछ।
- 6 राजाको अधि घमण्ड नगर, मुख्य मानिसहरूको महत्वपूर्ण स्थान नओगट।
- 7 एकजना राजकुमारको सामुनेमा अपमानित हुनु भन्दा राजाले तिमीलाई “यहाँ आइज” भनेको असल हो।
- 8 न्यायकर्तालाई तिमीले देखेको कुरा तत्कालै नभनी हाल। यदि तिमी त्यसो गर्दा अर्को मानिसले तिम्नो कुरोलाई असत्य प्रमाण गरिदिए तिमी अन्टेरोमा पर्नेछौ।
- 9 तिम्नो कसै स्थित दुई मत भएर आपसमा नै मिलाई हाल अनि साथीको रहस्यको कुरा कसैलाई नभन।
- 10 यदि तिमीले अर्कोको रहस्य खोलिदियो भने तिमी आफैँ लाजमा पर्नेछौ र तिमी माथि लागेको बदामी तिमीबाट कहिल्यै मेटिने छैन।
- 11 सही चिज सही समयमा भन्नु एउटा सुनको स्याउ चाँदीको घेरामा जोडेको जस्तै हो।
- 12 एकजना झट्ट बुझ्ने मानिसको निम्ति ज्ञानी मानिसको हप्काई एउटा शूद्र सुनको ओटी अथवा सब भन्दा राम्रो सुनबाट बनेको अन्यकुनै गहनाहरू जस्तो मूल्यवान हुन्छन्।
- 13 एक विस्वसनीय दूत संवाद पठाउने मानिसको निम्ति बाली भित्रयाउने समयको गरमदिनको शीतल पानी जस्तै हो उसले उसको मालिकको आत्मालाई पुनः ताजगी गराउँछ।
- 14 कसैले उपहार चढाउँछु भनी प्रतिज्ञा गर्छ तर चढाउँदैन भने त्यो बादल अनि बतास जस्तै हो।
- 15 धैर्यपूर्ण कुराले राजालाई शान्त गराउँछ नम्र बोली अत्यन्त शक्तिशाली हुन्छ।
- 16 मह खानु स्वस्थको लागि असल हो तर यही धैरै खाएर मानिस विमारी हुन्छ।
- 17 त्यसरी नै, आफ्नो छिमेकीको घरमा घरी-घरी नजानु नत्र उसले तिमीलाई घृणा गर्न थाल्छ।
- 18 जसले उसको छिमेकीको विरुद्ध झट्ट साक्षी दिनन्छ ऊ एउटा लाठी तरवार अथवा एउटा तीक्ष्ण काडझैँ खतरा हुन्छ।
- 19 झट्टो बोल्ने मानिस माथि कहिल्यै भर नपर्नु, त्यो मानिस कष्टदायी दाँत तथा लड्गडे खुट्टा जस्तै हो। र आवश्यकताको समयमा धोका दिन सक्छ।
- 20 शोकाकुल मानिसको अधि खुशीयालीको गीत गाउनु जाडो लागेको समयमा कसैको शरीरको लुगा उतारि दिनु जस्तै हो। यो सोडामा सिका मिलाउनु जस्तो हो।
- 21 तिम्नो शत्रु पनि भोकाएको भएर उसलाई भोजन देऊ र तिर्खाएको भएर पानी देऊ।
- 22 यदि तिमीले यसो गर्दौ भने त्यो मानिस लाजमा पर्नेछ। यो उसको टाउको माथि बल्दै गरेका कोइलाहरू राख्नु बराबर हो अनि परमप्रभुले तिम्नो क्षतिपूर्ति गर्नु हुनेछ।
- 23 उत्तरबाट बहने हावाले पानी वर्षाउँछ अनि त्यसरी नै निन्दाले क्रोध जगाउँछ।
- 24 झगडालु स्वभाव भएकी पत्नीसित घरमा वास गर्नु भन्दा छाना माथि बसू असल हो।
- 25 टाढा ठाउँबाट आएको शुभ समाचारहरू त्यतिकै शीतल हुन्छ जति गर्मीको दिनमा प्यास र थकित भएर पिपेको पानी शीतल हुन्छ।
- 26 यदि असल मानिस दुर्बल हुन्छ र दृष्ट मानिसलाई फछ्याउँछ भने यो शूद्र पानीमा फोहर मिसिनु जस्तै हो।
- 27 मह पनि धैरै खाएर तितो हुन्छ, त्यसरी नै धैरै मान नखोज।
- 28 आफैँले आफैँलाई नियन्त्रणमा राख्न नसक्ने मानिस भत्केको पर्खाल भएको शहर बराबर हो।

26

ज्ञानले मुखहरूको विषयमा भन्छ

- 1 ग्रीष्म ऋतुमा हिउँ बँधनु राम्रो होइन, बाली काट्ने समयमा पानी बँधनु ठीक होइन अनि त्यसरी नै मुखलाई सम्मान गर्नु अनुचित हो।
- 2 तिमीले कसैको हानी नगरी उसले तिमीलाई सराफ्न भने उसको त्यो श्राप तिमी माथिबाट कुनै चंचल चरा उडेर गए जस्तै हो।
- 3 जसरी घोडा चाबुकले काबुमा आउँछ, खच्चर लगामले आउँछ, त्यसरीनै एकजना मुख झण्डाले काबुमा आउँछ।
- 4-5 मुखलाई त्यसको मुखता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मुख हुनेछौ। एउटा मुखलाई उसको मुखतापूर्ण उत्तर देऊ तर पनि उसले आफैँलाई ज्ञानी सझिन्छ।
- 6 मुखलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ।
- 7 मुखको मुखमा एउटा हितोपदेश हुनु लड्गडो मानिसका झण्डिएका लुला गोडा जस्तै हो।
- 8 मुखलाई सम्मान गर्नु त्यति नै खराब हो जति एउटा घुयेत्रोमा ढुङ्गा बाँध्नु हो।
- 9 मुखले केही हितोपदेश कुरा गर्न चाहानु, मातेर चुर भएको मानिसले हातमा बिजेको काँडा निकाल्नु खोज्नु जस्तै हो।

- 10 कुनै मूर्खलाई अथवा नचिनेको मानिसलाई काम अहाउनु विपद मोल्नु हो। तिमीलाई थाहा हुँदैन कता नोक्सान हुन्छ।
- 11 कुकुरले केही खाएर बिमार भयो भने त्यसले उल्टी गर्छ औ केही समय पछि त्यही उल्टी खान्छ। मूर्ख मानिस पनि त्यस्तै हो औ त्यसले पनि एउटै काम घरी-घरी गरिरहन्छ।
- 12 यदि कोही मानिस ज्ञानी होइन तर आफैलाई ज्ञानी मान्छ भने त्यो जतिको मूर्ख अर्को हुँदैन।
- 13 अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सकिनेँ।”
- 14 अल्छे मानिस कही जाँदैन, ढोका आफ्नो कब्जामा अल्झेर यता उति भइरहेको छै, अल्छे आफ्नो ओख्यानमा यता उति पल्टि रहन्छ।
- 15 अल्छे मानिसलाई यति अल्छी लाग्छ कि उसलाई आफ्नो थालबाट गोस उठाउनु पनि गाह्रो पर्छ।
- 16 एउटा अल्छेले आफैलाई बुद्धिमान सम्झन्छ। उसले आफैलाई विवेकपूर्ण जवाफ दिने ती सात जाना बुद्धिमान मानिसहरू भन्दा पनि ज्ञानी सम्झन्छ।
- 17 दुईजना मानिसहरूको विवादमा पक्ष लिनु त्यति नै विपद जनक हो जति गल्लीमा कुकुरको कान तानेर हिडनु।
- 18-19 छिमेकीलाई धोका दिनु अनि त्यस पछि त्यो “मैले दिल्लगी गरेको” भनेर भन्ने मानिस एकजना पागल मानिस जसले प्राणनाशक काँडहरू हान्छ।
- 20 जसरी दाउराविना आगो बल्दैन त्यसरी नै बदनाम गराउनेलाई हटाइन्छ भने झगडा आफै अन्त हुनेछ।
- 21 अस्तो कोइलाले अंगालाई अनि दाउराले ज्वालालाई चम्काउँछ त्यस्तै झगडालु मानिसले झगडा चम्काउँछ।
- 22 बद्राम गराउने शब्दहरू त्यतिकै स्वादिष्ट हुन्छन् जतिको मानिसहरूको पेटमा जाने भोजन हुन्छ।
- 23 माटोको भाँडोमा चाँदीको जलप लगाएझैं दुष्ट जाली मानिसको ओठमा चिप्लो कुरा हुन्छ।
- 24 द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ।
- 25 उसको मिठो कुरामा विश्वास नगर, किनभने उस भित्र सातओटा धिनलागदो विचारहरू जागिरहेको हुन्छन्।
- 26 उसले उसको द्वेष छलहरूद्वारा लुकाउन सकेतापनी उसको दुष्टता सबैको सामुने प्रकट हुन्छ।
- 27 अर्कोलाई जाकुनु खाडल खन्ने मानिस आफै त्यही खाडलमा पर्छ। अरूलाई ढुङ्गा पल्टाउने मानिस आफै ढुङ्गले चेपिएर मर्छ।
- 28 जून मानिसले झटो बोल्छ, त्यसले आफूले हानि पुर्याएको मनिसहरूलाई नै घिनाउँछ, अनि एउटा मानिस जसले चाप्लुसी गर्छ उसले आफैलाई हानी गर्छ।

27

- 1 तिमीलाई ज्ञान छैन भोली के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।
- 2 आफ्नो प्रशंसा अरूले गरेको, आफैले होइन।
- 3 ढुङ्गा गाह्रो हुन्छ, बलुवा ओसारु अन्टेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ।
- 4 रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी छै हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?
- 5 लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।
- 6 साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्दा उसको उद्देश्य नराम्रो होइन। तर शत्रुको चुम्बनहरू झट्टा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।
- 7 अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ।
- 8 आफ्नो घर छाडे पछि गुंडबाट निस्केको चरा जस्तै भीतारिन्छ।
- 9 अन्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददायता हृदय देखि दिएको सल्लाहबाट आउँछ।
- 10 आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ।
- 11 हे मेरो छोरो! तिमी बुद्धिमान भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकूँ।
- 12 बुद्धिमानी मानिस आपत आईलामे चाल पाए, सुरक्षाको निम्ति शरण लिन्छ तर अज्ञानीमानिस शिरहरू सीधा परेर यसै आपतति जान्छ अनि दुःख पाउँछ।
- 13 एउटा अपरिचित मानिसलाई उधारो दिन्छौ भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।
- 14 प्रभात स्वागतको लागि जसले छिमेकीको निन्द्रा बिच्छाउन जान्छ उसले श्राप पाउँछ।
- 15 एउटा कचकचे, झगडालु, पत्री वर्षाको दिनमा पानी चुहने छाना जस्ती हो।
- 16 उसलाई रोक्न कोशीष गर्नु हावा चल्नुबाट रोक्न प्रयास गर्नु जस्तै अथवा हातहरूले तेल समार प्रयास गर्नु जस्तै व्यर्थ हो।
- 17 जसरी फलामको सानो टुकाले फलाम के छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आकाँबाट ज्ञान सिक्छन्।
- 18 जसले अञ्जीरको रूख र खेदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ।
- 19 जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ।
- 20 जसरी चिहान कहिल्यै भरिदैन, मानिसको आँखा पनि कहिल्यै तृप्त हुँदैन।
- 21 सून र चाँदी आगोद्वारा जाचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।
- 22 मूर्खलाई जाँतोमा पिधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोडदैन।
- 23 तिमी निश्चित हौ की तिम्रो भेडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ।
- 24 सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन।
- 25 जब घाँस काटिन्छ र नयाँ पलाउँछ र पहाडको डाँडा-काडाँमा पराला जम्मा गरिन्छ।
- 26 तब थूमाहरूबाट तिम्रो लगाफाटा प्राप्त हुनेछ, भेडाहरूबाट खेत किन्न सक्ने छौ।
- 27 बाखाको दूध तिम्रो घर परिवारको लागि र तिम्रो नोकरीहरूको भरण पोषणको लागि प्रयास हुनेछ।

28

- 1 दुष्टको मनमा सधैं डर हुन्छ र कसैले नलाखेते पनि ऊ भागिहिडछ। तर धर्मी मानिस सिंह झैं औटिलो हुन्छ।

- 2 जब देशमा राजद्रोह हुन्छ अनगन्ती शासकहरू बलपूर्वक उठ्छन्। तर जब शासक ज्ञानी अनि समझदार हुन्छ उसले सबै कुरालाई व्यवस्थित बनाएर राख्छ।
- 3 एकजना गरीब मानिस जसले अर्को गरीबमाथि अत्याचार गर्छ। ऊ एउटा मुसलधारे वर्षा जस्तै हो उसले अन्न बालि को विनाश गर्छ।
- 4 जसले व्यवस्थाको विधान त्यगी दिन्छ उसले दुष्टको प्रशंसा गर्छ तर जसले व्यवस्थाको पालन गर्छ। उसले तिनीहरूको विरोध गर्छ।
- 5 दुष्ट मानिसले न्याय के हो बुझ्दैन, तर जुन मानिसले परमप्रभुलाई खोज्छ उसले बुझेको हुन्छ।
- 6 इमान्दार भई गरीब हुनु राम्रो हो, धनी भई दुष्ट हुनु राम्रो होइन।
- 7 जसले व्यवस्थाको पालन गर्छ ऊ विवेकी छोरा हो, तर जसले बेकारका धिचुवाहरूलाई साथी बनाउँछ, त्यसले केवल आफ्नो बाबुलाई लज्जित बनाउँछ।
- 8 जसले अधिक ब्याज असुल गरी सम्पत्ति कमाउँछ तर त्यो सम्पत्ति उसले आफ्नो निम्ति होइन, तर कुनै गरीब मानिसको निम्ति सम्पत्ति जम्मा गर्छ।
- 9 यदि कसैले परमप्रभुको अनुशासन ग्रहण गर्न अस्वीकार गर्छ परमेश्वरले पनि उसको प्रार्थना सुन्न अस्वीकार गर्नु हुन्छ।
- 10 धर्मी मानिसहरूलाई पथभ्रष्ट बनाउन खोज्ने मानिस आफ्नै पासोमा पर्छ तर निर्दोष मानिसहरूले असल कुराहरू आर्जन गर्छन्।
- 11 धनी मानिस आफ्नो नजरमा बुद्धिमान हुन सक्छ, तर ज्ञानी गरीब मानिसले उसलाई चिनिहाल्छ।
- 12 जब सज्जन मानिसहरूले जित्छन्, विजय हुन्छ र सबै खुशी हुन्छन्, तर जब दुष्ट मानिसहरूको हातहरूमा शक्ति जान्छ मानिसहरू आफैँ लुक्छन्।
- 13 जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुँदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ।
- 14 त्यो मानिस धन्य हो जो परमप्रभु सित डराउँछ, तर जसले आफ्नो हृदय कठोर पाछै त्यो संकष्टमा पर्छ।
- 15 एउटा दुष्ट शासक जसले गरीब राज्य माथि शासन गर्छ ऊ एकजना गजिन सिंह जस्तो हो अथवा आक्रमक भालू जस्तो हो।
- 16 जब एउटा शासकको विवेक हुँदैन त्यहाँ धैर्य अत्याचार हुन्छ, तर जसले भ्रष्टचारको उपायबाट कमाएको धनलाई घृणा गर्छ उसले लामो शासन गर्नेछ।
- 17 मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर।
- 18 यदि कुनै मानिस सही जीवन जीई रहेको छ भने सुरक्षित रहन्छ, तर जो इमान्दारी पूर्वक जीवन जिउँदैन उसको अचानक पतन हुन्छ।
- 19 एकजना मानिस जसले आफ्नो जमीनमा काम गर्छ उसँग खाने कुरा प्रशस्त हुन्छ, तर जसले आफ्नो समय संसारको कल्पनामा बिताउँछ, ऊ सधैं गरीब नै रहन्छ।
- 20 एकजना विश्वासनीय मानिसले धैर्य आशिष पाउँछ, तर चाडै धनी हुन खोज्ने मानिस दण्डित हुनेछ।
- 21 न्यायधीश पक्षपाती हुनु हुँदैन तर मानिसहरूले एउटा सानो रोटीको टुक्राको निम्ति पनि कुकर्म गर्छन्।
- 22 एकजना लोभि मानिस चाँडै नै धनी हुन खोज्छ, उसले यो बुझ्न सक्दैन कि उसको लोभले उसलाई गरीबीको झन झनै नजिक तानिरहेको हुन्छ।
- 23 चिप्लो घसे मानिस भन्दा सुधार गर्नेको लागि हप्काउने मानिस अन्तमा लोकप्रिय हुन्छ।
- 24 एकजना मानिस जसले उसको आफ्नै आमा-बाबुको धन चोर्छ अनि "मैले कुनै गलत गरिनँ" भन्छ भने त्यो मानिस विनाशकारी वर्षा जस्तैकै खराब हो।
- 25 एकजना लोभि मानिसले झगडा उठाउँछ, तर जुन मानिसको परमप्रभुमाथि भरोसा छ उसले त उन्नति गर्छ।
- 26 जो आफ्नै विचारमा भरोसा राख्छ एकजना मूर्ख हो। तर जो ज्ञानको बाटोमा हिंड्छ ऊ सुरक्षित रहन्छ।
- 27 जसले गरीबहरूलाई दान गरी बस्छ उसलाई अभावले कहिल्यै स्पर्श गर्दैन। तर जो गरीबलाई याँदै गर्दैन उसले श्राप पाउँछ।
- 28 जब कुनै दुष्टले शक्ति हासिल गर्छ, तब मानिसहरू लुक्छन् तर जब दुष्टको विनाश हुन थाल्छ धर्मीहरू सतमा आउने छन्।

29

- 1 यदि एकजना मानिस जसलाई प्रायः हप्काइन्छ तर ऊ अट्टेरी गर्छ भने उसको एककासी विनाश हुनेछ उसको लागि आशा हुँदैन।
- 2 जब धर्मी मानिसहरू सतमा आउँछन् राज्य खुशी बन्छन् तर जब दुष्ट मानिस शासक बन्छ तब सबै मानिसहरू दुःखित हुन्छन्।
- 3 यदि कुनै मानिसले ज्ञानलाई प्रेम गर्छ भने, उसको बाबु खुशी हुन्छन्, तर वेश्याहरूको साथीले आफ्नो सम्पत्ति बरबाद गर्छ।
- 4 एकजना राजाले आफ्नो राज्यलाई न्याय द्वारा बलियो राख्छ, तर घस लिने मानिसले यसलाई सर्वनाश पाछै।
- 5 जसले आफ्नो मित्र सित तेल घरछ भने उसले आफ्नै खुट्टामा जाल फिजाउँछ।
- 6 पापीजनहरू स्वयं आफ्नो जालमा फस्छन् तर धर्मी जनहरू गीत गाउँछन् अनि खुशी रहन्छन्।
- 7 धर्मी मानिसहरूले बुझ्छन् कि गरीबले न्याय पाउँदैन। तर दुष्ट मानिसले गरीबको विषयमा चिन्ता नै गर्दैन।
- 8 जसले आफैँलाई अरु भन्दा असल हुँ भन्ने सोच्यो त्यसले सारा शहर नै अस्त-व्यस्त पारिदिन्छ। तर बुद्धिमान मानिसहरूले जलि रहेको क्रोडालाई शान्त बनाउँछन्।
- 9 बुद्धिमान मानिस जब मूर्खसित झगडा गर्छ तब मूर्खले तर्क गर्छ र मूर्खतापूर्वक बोल्छ त्यो बहसको कहिल्यै समाधान हुने छैन।
- 10 हत्यागर्ने मानिसले इमान्दारी मानिसलाई घृणा गर्छ, र उसलाई मार्न चाहन्छ।
- 11 मूर्ख मानिसले आफ्नो रिस थाम्दैन। तर बुद्धिमान मानिसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ।
- 12 यदि एकजना शासकले झट्टो कुरामा ध्यान दियो भने उसका सबै सेवकहरू भ्रष्ट हुन्छन्।
- 13 गरीब मानिस र अत्याचारीले महसूस गर्ने पर्छ कि ती दुबै बराबर हुन कारण दुबैलाई परमप्रभुले नै सृष्टि गर्नुभएको हो।
- 14 यदि कुनै राजाले गरीबहरूलाई न्यायपूर्वक हेरचाह गर्छ भने, उनको शासन दीर्घकाल सुरक्षित रहनेछ।
- 15 गण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्थाउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ।
- 16 खराब मानिसले राष्ट्रलाई शासन गर्छन् भने पाप र अपराध बढ्दो हुनेछ तर आखिरमा धर्मीले दुष्टहरूको पतन देख्छन् र त्यस पछि तिनीहरूले विजय प्राप्त गर्नेछन्।
- 17 तिम्रो छोरालाई शिक्षा देऊ अनि उसले तिमीमा शान्ति ल्याउँछ; उसले तिम्रो आत्माका खुशी ल्याउनेछ।
- 18 जब दर्शन-प्रकाश हुँदैन मानिसहरू मनमानि गर्छन् जो न्यायोचित भइरहन्छ उसले आशिष पाउँछ।
- 19 कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, कुरा बुझिहाले पनि उसले त्यसलाई स्वीकारदैन।

- 20 नसोची बोलने कुनै मानिसलाई तिमी चिन्दछौ? त्यस्तो मानिस भन्दा मूर्खको धेरै आशा गर्न सकिन्छ।
- 21 यदि तिमीले आफ्नो दासले जो माग्छ सो सधैं दिने गर्थो भने एकदिन यस्तो हुन्छ त्यो तिमी दास भए रहँदैन।
- 22 क्रोधी मानिसले धेरै विवाद उठाउछ अनि क्रोध धेरै हुने मानिस धेरै पापहरूको अपराधी हुन्छ।
- 23 मानिसलाई अहंकारले होच्याउँछ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ।
- 24 चोरको साथी ऊ आफ्नै शत्रु हो, जब उसले शपथ खानु पर्छ तब ऊ साक्षी बस् धेरै डराउँछ।
- 25 अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।
- 26 धेरै मानिसहरूले न्याय पाउनको लागि शासकलाई हेर्न खोज्छन्, तर मानिसको इन्साफ परमप्रभुबाट मात्र आउँछ।
- 27 धर्मी मानिसहरूले बेईमानहरूलाई घृणा गर्छन्, फेरि बेईमान मानिसहरूले ईमानदार मानिसलाई घृणा गर्छन्।

30

याकेको छोरा आग्रुका हितोपदेशहरू

- 1 यी हितोपदेशहरू आग्रुले भनेका हुन्। आग्रु याकेका छोरा थिए। यी हितोपदेशहरू इथीएल अनि यूकाललाई भनिएका हुन्,
- 2 अरू कुनै मानिस भन्दा म धेरै अनभिज्ञ छु, जसरी बुझ्नु पर्छ त्यसरी बुझ्न म असक्षम छु।
- 3 मैले ज्ञान के चीज हो जानिँ, न त मैले परमेश्वरको विषयमा नै जान्न पाउँ।
- 4 स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाद्यमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थानापना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?
- 5 परमेश्वरको प्रत्येक वचन दोष रहित हुन्छ औ जो परमेश्वरको शरणमा जान्छ उसको निम्ति उहाँ सुरक्षित स्थान हुनुहुन्छ।
- 6 यसकारण परमेश्वरको वचनमा परिवर्तन नगर नत्र उहाँले दण्ड दिनु हुन्छ साथै तिमी झूट प्रमाणित हुनेछौ।
- 7 हे परमप्रभु! मेरो मृत्यु अघि हजुरबाट केवल दुईओटा चीज मान्नेछु औ ती हुन्,
- 8 मलाई झटो नबोल्न सहायता गर्नुहोस् अनि साह्रै धनि अथवा साह्रै गरीब नपार्नु होस् केवल मलाई ती चीजहरू दिनु होस् जो प्रत्येक दिन खाँचो पर्छ।
- 9 यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईंसँगको सम्बन्ध छोड्ने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु।
- 10 मालिक अघि उगको नोकरको विरोधमा नबोला। यदि तिमीले त्यो गर्थो भने, उसले तिमीलाई सरापने छ अनि तिमीलाई दोषी बनाउनेछ।
- 11 कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्।
- 12 केहि मानिसहरू आफैलाई शुद्ध समझिन्छन्। तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुँदैनन्।
- 13 केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उतम सोचछन्।
- 14 मानिसहरू यस्ता पनि हुन्छन् जसका दाँत तरवार र बङ्गारा छुरी जस्ता हुन्छन्। तिनीहरू यी चीजले गरीब मानिसहरूसँगबाट तिनीहरूको प्रत्येक चीज लिन्छन्।
- 15 जुकाका दुई जना छोरीहरू छन् अनि तिनीहरू “अझै देऊ, अझै देऊ” मात्र भन्छन्। तीनओटा यस्ता वस्तुहरू छन् जो कहिल्यै तप्त हुँदैनन् चौथोले कदापि प्रयास भयो भन्दैन।
- 16 चिहान, बाँझी गर्भ र भूमि, पानीले कहिल्यै तप्त हुँदैनन् अनि आगोले “अब पुग्यो कहिल्यै भन्दैन।”
- 17 जून आँखाले आफ्नै बाबुलाई खिस्ती गर्छ, आफ्नी आमाको आज्ञालाई घृणा गर्छ, बेसीको कागले त्यसलाई टुङ्ग्याछ अनि गिद्धले मासु खान्छ।
- 18 तीनओटा कुराहरू मलाई अचम्म लाग्छ अनि चौथो कुरा त म बुझिँदैन।
- 19 आकाशमा उडने गरूडको चाल, चट्टानमा घसने साँपको चाल, समुद्रमा चलने जहाजको चाल र एक तरुणी कन्याको प्रेम पासोमा बाँधिएको पुरुषको चाल।
- 20 यसप्रकार कि एउटी आइमाईले व्यभिचार गर्छ, उसले खान्छे, मुख पुरेछे र भन्छे, “मैले केही पनि खराब काम गरेकी छैन।”
- 21 यी तीन कुराहरू यस्ता छन् जसले पृथ्वीलाई कमाउँछन् अनि चौथो यस्तो चिज हो जो पृथ्वीले यसलाई खप्न सक्दैन।
- 22 एकजना कमारा जो राजा हुन्छ अनि एकजना मूर्ख जो खाए टन्न अघाउँछ।
- 23 माया नपाएकि आइमाई जसले विवाह गर्छ अनि एउटी केटी जसले आफ्नो मालिकनीको ठाउँ लिन्छे।
- 24 पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान छन्।
- 25 कमिलाहरूको एकदमै बलियो समुदाय हुँदैन तर तिनीहरूले ग्रीष्म ऋतुमा हिउँदको भोजन संचय गर्छन्।
- 26 पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्।
- 27 सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हल बाँधेर अघि बढ्छन्।
- 28 अनि छेपारो जसलाई हातले सजिलै समात्र सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ।
- 29 तीनओटा प्राणीहरू आर्कषक ढंगले हिड्छन् अनि वास्तवमा चारवटा प्राणी मर्यादित भएर हिड्छन्।
- 30 सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह।
- 31 लचकमा हिडने कुखुराको भाले,
र बोका,
अनि आफ्नो मानिसहरूलाई नेतृत्व दिने राजा।
- 32 यदि तिमी आफैलाई प्रशंसा गर्ने मूर्ख भयो भने, यदि तिमीले दुष्ट योजनाहरू बनाएका छौ, भने तिमी आफ्नो मुख आफ्नै हातले बन्द गर।
- 33 जसरी दूध मथ्यो भने थिउ पाइन्छ, नाक वेस्सरी घसटा रगत निस्कन्छ र त्यसरी नै रीस उठाउदा झगडा मच्चिन्छ।

31

राजा लम्पलका हितोपदेशहरू

- 1 यी हितोपदेशहरू राजा लम्पलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;
 - 2 तिमी मेरा छोरा हो जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हो।
 - 3 स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैलाई नहोम।
 - 4 लम्पल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन।
 - 5 तिनीहरूले ज्यादै पिएर यस्तो हुनु सक्छन कि कानुनमा के भनिएकोछ भुल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस सक्छन्।
 - 6 गरीब मानिसहरूलाई दाखमघ देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ।
 - 7 मदिरा पिएर गरीबहरूले आफ्नो गरीबी अनि कष्टलाई भुल्न देऊ।
 - 8 तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ।
 - 9 न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर।
- आदर्श पत्री
- 10 असल पत्री पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्री,
बहुमूल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।
 - 11 तिनको पतिले तिनी माथि पूरा भरोसा राख्छ
अनि कहिल्यै गरीब हुनु पर्दैन।
 - 12 आदर्श पत्रिले आफ्नो पति सित असल व्यवहार गर्छिन्
अनि जीवन भरि आफ्नो पतिको निम्ति विपत्ति ल्याउँदैनन्।
 - 13 तिनी सधैँ ऊनी तथा
सूतीको लुगा बनाउनमा व्यस्त रहन्छिन्।
 - 14 तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै,
कहीबाट पनि भोजन लिएर घर आउँछिन्।
 - 15 तिनी बिहानै उठी भोजन पकाउँछिन्,
अनि आफ्नो परिवार र नोकरीहरूलाई बाडछिन्।
 - 16 तिनी जमीन निरीक्षण गर्छिन् अनि उचित मूल्यमा किन्छिन्
आफूले कमाएको पैसाबाट दाख रोप्छिन्।
 - 17 तिनी अत्यन्तै परिश्रमी छिन्
अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्।
 - 18 आफूले बनाएका र उब्जाएका चीजहरूको व्यापार गर्छिन्, र नाफा कमाउँछिन्
अनि तिनी रातीसम्म कडा परिश्रम गर्छिन्।
 - 19 तिनीले आफैँ धागो काट्छिन्
अनि आफ्नो घरको लागि लुगा बनाउँछिन्।
 - 20 गरीबलाई सधैँ दान दिन्छिन्
अनि दीन-हीन मानिसहरूको खाँचो पूरा गर्छिन्।
 - 21 हिउँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्।
तिनले परिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्।
 - 22 तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिजाउँछिन्
अनि आफूले सुन्दर नरम सूतीको लुगाहरू पहिरिन्छिन्।
 - 23 उनका पतिलाई सबैले आदर गर्छन्
किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्।
 - 24 तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउँछिन्
र व्यापारीहरूलाई बेच्छिन्।
 - 25 तिनी बलीयी अनि मर्यादित छिन्,
तिनले भविष्यलाई हेरेर ढक्क भएर हाँस्र सक्छिन्।
 - 26 तिनको बोलीमा ज्ञान छ
र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्।
 - 27 तिनले आफ्नो परिवारको कामको हेरविचार गर्छिन्।
तिनले कहिले अल्छी गर्दिनन्।
 - 28 तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्,
तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,
 - 29 “संसारमा धेरै असल स्त्रीहरू छन्
तर ती मध्ये तिमी नै सर्वश्रेष्ठ हो।”
 - 30 आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्,
तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।
 - 31 तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ
अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ।

उपदेशकको पुस्तक

- 1 यी उपदेशकका वचन हुन्। उपदेशकहरू दाऊदका पुत्र यरूशलेमका राजाका थिए।
- 2 उपदेशकको भनाइ छ; सबै थोक व्यर्थका छन र अकारथ छ* अर्थात् सब कुरा व्यर्थ छ।
- 3 यस जीवनमा मानिसहरू जुन किसिमले मेहनत गर्छन्, त्यसबाट तिनीहरूलाई साँच्चै कुनै लाभ हुन्छ र?
चीजहरू साँच्चै नै परिवर्तन हुँदैन
- 4 एउटा पिढी आउँछ र जान्छ तर संसार चलिरहन्छ।
- 5 सूर्य उदाउँछ र अस्ताउँछ तर भोलिपल्ट त्यसै ठाँउबाट उदाउनलाई फेरि हतारिन्छ।
- 6 हावा दक्षिणतिर बहन्छ र यो उत्तरतिर पनि बहन्छ। हावा एक ठाउँदेखि अर्कोमा बहन्छ अनि त्यही फेरी फर्केर जहाँबाट बहेको थियो त्यही आउँछ।
- 7 सबै नदीहरू एकै तिर बगिने रहन्छन्। ती सबै समुद्रमा आएर मिसिन्छन्। तर पनि समुद्र कहिल्यै भरिँदैन।
- 8 शब्दले वस्तुहरूको पूरा वर्णन गर्न सक्दैन।† मानिसहरू र आफ्नो विचार व्यक्त गर्न सक्दैनन् तर पनि मानिसहरू बोलि नै रहन्छन्।‡ शब्द हाग्रा कानमा बारम्बार परिरहन्छन्, तर तिनले हाग्रा कान भरिँदैनन्। हाग्रा आँखाले, जे-जति पनि देख्छन्, तीबाट कहिल्यै अघाउँदैनन्।

- नयाँ भन्ने कुरा केही छैन
- 9 शुरु देखि जुन कुरो जस्तो छ, त्यस्तै नै छ। जस्तो भएर आइरहेको छ सबै थोक त्यस्तै रहिरहन्छ। यस जीवनमा नयाँ भन्ने केही छैन।
 - 10 कसैले भन्न सक्छ, “हेर, यो कुरो नयाँ रहेछ।” तर त्यो धेरै अघि देखि थियो, त्यो त हामी भन्दा पनि पहिले भएको थियो।
 - 11 धेरै अघि घटेका कुराहरू मानिसहरू याद गर्दैनन् र अहिले घटेका कुराहरू भविष्यमा पनि याद गर्दैनन्। त्यस पछि पनि ती अरू कुराहरूको याद राख्दैनन् जुन उनीहरू भन्दा अधिका मानिसहरूले गरेका थिए।

के बुद्धिबाट आनन्द पाइन्छ?

- 12 म, जो अहिले प्रचारक हूँ, एक समयमा यरूशलेममा इम्राएलको राजा थिएँ।
- 13 मैले निश्चय गरे, यस जीवनमा जे कुरा हुन्छ, त्यसलाई बुझ्न आफ्नो बुद्धि प्रयोग गर्दै त्यसलाई अध्ययन गर्छु। मैले बुझे, परमेश्वरले मानिसहरूलाई गर्नु भनी जुन कुराहरू दिनुभयो त्यो खुबै कठिन रहेछ।
- 14 सबै कामहरू जुन यो पृथ्वीमा गरे मैले तिनीहरूमाथि हेरे र देखे कि यी सबै व्यर्थका हुन्। यो ठीक त्यस्तै हो जस्तो हावालाई पक्रनु।§
- 15 तिमी ती कुराहरूलाई बदल्न सक्दैनौ। यदि कुनै कुरो टेढो छ भने त्यसलाई तिमीले सोझो बनाउँन सक्दैनौ र यदि कुनै वस्तुको अभाव छ भने तिमीले त्यसलाई भर्न सक्दैनौ।
- 16 मैले आफैलाई भने, “म खुबै बुद्धिमान छु। म भन्दा अघि यरूशलेममा जति पनि राजाहरूले राज गरे, म ती सबै राजाहरू भन्दा अधिक बुद्धिमान छु। म जान्दछु वास्तवमा बुद्धि र ज्ञान के हो?”
- 17 मैले यो पनि जान्ने निश्चय गरे कि मूर्खता पूर्ण चिन्तन भन्दा विवेक र ज्ञान कसरी श्रेष्ठ छन्। तर मलाई ज्ञान भयो विवेकी बन्ने प्रयास पनि त्यस्तै रहेछ जस्तो हावालाई पक्रने प्रयासगर्नु।
- 18 किन कि अधिक ज्ञानले त्यसै हातासा उब्जाँदो रहेछ। जसले अधिक ज्ञान प्राप्त गर्दछ उसले त्यतिनै दुख पनि प्राप्त गर्दछ।

2

के “हाँस-खेलबाट” साँचो आनन्द पाइन्छ?

- 1 मैले आफैले विचार गरे, “म खुशी हुने चेष्टा गर्छु अनि आनन्द लिन्छु।” तर मैले बुझे, यो पनि व्यर्थ रहेछ।
- 2 हर समय हाँस्ने रहनु पनि मूर्खता हो। हाँसखेल बाट मेरो कुनै भलो भएन।
- 3 तब मैले निश्चय गरे म आफ्नो शरीर दाखरसले भर्छु यद्यपि मेरो मनले मलाई जानकै बाटो देखाइरहेको थियो। मैले यस्तो मूर्खता पूर्ण आचरण देखाएँ किन कि मैले आनन्दको कुनै बाटो खोजिरहेको थिएँ। म चाहन्थे, मानिसहरूको लागि आफ्नो जीवनका थोरै दिनहरूमा के गर्नु उत्तम हो, त्यो खोज्नु।

कठोर परिश्रमबाट आनन्द पाइन्छ?

- 4 अनि मैले ठूला-ठूला काम गर्न शुरु गरे। मैले आफ्नो लागि घरहरू बनाएँ र दाखको बगैँचा लगाएँ।
- 5 मैले फूलबारी र बगैँचा बनाएँ। मैले सबै किसिमका फलहरूको रूख रोपे।
- 6 मैले आफ्नो लागि पानीको तलाऊ बनाएँ अनि फेरि ती तलाऊको पानीलाई बडन लागेका मेरा रूखहरूमा हाल्ने काममा लगाएँ।
- 7 मैले नोकर-नोकरीहरू किनें। घरमा जन्मेका नोकर-नोकरीहरू त छँदै थिए। म ठूला-ठूला कुराहरूको मालिक बनें। मसित बथानका-बथान गाई-गाेरू र भेडा बाख्राहरू थिए। यरूशलेममा अघि भएका राजाहरूको भन्दा मसंग धेरै चीजहरू थिए।
- 8 मैले आफ्नो लागि सुन चाँदि जम्मा गरे। मैले अरू राजाहरू र तिनीहरूका देशहरूबाट पनि धन-दौलत जम्मा गरे। म सित थुप्रै नाच्ने-गाउने झी-पुरुषहरू थिए।
- 9 म सित चाहिएका जति सबै कुरा थिए। म खूब धनी र महान भएँ। म भन्दा अघि यरूशलेममा जो रहन्थे ती भन्दा पनि महान थिएँ। मेरो बुद्धिले सधैं मेरो सहायता गर्ने गर्दथ्यो।
- 10 मेरा आखँले जे देख्थे र चाहन्थे तिनीहरूलाई मैले प्राप्त गरे। म जे गर्थे, मेरो मन सधैं त्यसले प्रसन्न हुन्थ्यो र त्यो प्रसन्नता मेरो कठोर परिश्रमको फल थियो।

* 1:2: सबै थोक ... अकारथ छ मूलमा जो हिब्रू शब्द छ त्यसको अर्थ हुन्छ “वाफ” वा “सास” वा कुनै यस्तो थोक जसको कुनै काम छैन, जुन खाति छ, गलत छ र समयको बर्बादी छ।
 † 1:8: शब्दले वस्तुको ... सक्दैन शाब्दिक “सबै शब्द (वस्तु) कमजोर छन्।” ‡ 1:8: मानिसहरू ... रहन्छन् हिब्रूको यो वाक्य “मानिस बोल्न सक्दैनन्” भनेर पनि अनुवाद हुनसक्छ।
 § 1:14: यो ठीक त्यस्तै ... हावालाई पक्रनु अथवा, “यसले मलाई (मनलाई) दुखित तुल्याउँछ।” दुखितको अर्थ “इच्छुक” पनि हुनसक्छ र मनको अर्थ “हावा” पनि हुन सक्छ। हेर्नुहोस् पद 17 पनि।

11 मैले गरेका सबै कुराहरूमा नजर लगाउँ अनि आफूले गरेका कठिन परिश्रमको बारेमा विचार गर्दा मलाई लाग्यो त्यो सब समयको बरबादी मात्र थियो। यो हावालाई समाउने चेष्टा गरे जस्तो मात्र थियो। मानिसहरूले तिनीहरूको जीवनमा गरेको कठिन परिश्रमबाट केही प्रप्त गर्न सक्दैन।

यसको उत्तर बुद्धि हुनसक्छ

12 मैले बुद्धि पागलपन र मूर्खता के रहेछन् सो हेर्न निर्णय गरेँ, जब एउटा राजाले अर्को राजाको ठाउँ लिन्छ भने, त्यहाँ केही पनि नयाँ कुराहरू नयाँ राजाको निम्ति गर्नेछैन, किनभने यो पहिले नै गरिसकेको हुन्छ।

13 मैले बुझे मूर्खता भन्दा बुद्धि त्यसिनै उतम हो त्यति अंध्यारो भन्दा उज्यालो उतम हो।

14 यो त्यस्तै हो जस्तो एक बुद्धिमान मानिस, त्यो कहाँ जाँदछ, त्यो हेर्नलाई आफ्ना आखौंले जस्तै उसको बुद्धिले हेर्छ। तर एउटा मूर्ख मानिस अंध्यारामा हिंड्ने मानिस जस्तै हो।

मैले यो पनि देखेको छु कि मूर्ख र बुद्धिमान दुवैका अन्त्य एकै प्रकारले भएको छ। अन्तमा दुवै मृत्युको मुखमा पर्दछन्।

15 मैले आफ्नो मनमा सोचेँ, “कुनै मूर्ख मानिसलाई जे परिआउँछ त्यो मलाई पनि परिआउँछ भने यति बुद्धिमान बन्नका लागि यति कठिन परिश्रम मैले किन गरेँ?” मैले आफैलाई भनेँ, “बुद्धिमान बन्यो पनि बेकार रहेछ।”

16 बुद्धिमान मानिस र मूर्ख मानिस दुवै मर्ने नै छ। र मानिसहरूले सधैं न बुद्धिमानलाई सम्झन्छन् न कुनै मूर्खलाई नै तिनीहरूले जे-जति गरेका थिए, पछि मानिसहरूले भूल्छन्। यसरी बुद्धिमान मानिस र मूर्ख मानिस वास्तवमा एउटै जस्तो रहेछ।

के जीवनमा साँचो आनन्द होला?

17 यस कारणले मलाई जीवनसित घिन लाग्छ। जीवनमा जो जति छ सब व्यर्थ छ, भन्ने विचारले म खिन्न भएँ। यो हावालाई पक्रन खोज्नु जस्तै हो।

18 मैले जुन कठिन परिश्रम गरेँ, त्यसलाई घिनाउँन थाले। मैले देखेँ, म पछि बाँच्नेहरूले मेरो कठिन परिश्रमको फल पाउँछन्। म त ती वस्तुहरू लिएर जाँदिन।

19 जुन कुराहरूका लागि मैले यति मन लगाई परिश्रम गरेँ ती सब माथि अरुकै अधिकार हुनेछ र म यो पनि जान्दिन कि त्यो अधिकार जमाउने मानिस बुद्धिमान हुन्छ कि मूर्ख। तर यी सब पनि त व्यर्थ नै रहेछन्।

20 यसकारण मैले जे जति कठिन परिश्रमहरू गरेको थिएँ, ती सबलाई सोचेर म दुर्खित भएँ।

21 एउटा मानिसले आफ्नो बुद्धि, आफ्नो ज्ञान र आफ्नो चतुर्याईलाई काममा लिएर कठोर परिश्रम गर्दछ। तर त्यो मानिस मर्दछ र जुन कुराको लागि उसले त्यतिको परिश्रम गर्‍यो त्यो कुनै अर्कैले पाउँछ। त्यो पाउनेले ती कुराहरूको लागि कुनै काम त गरेको थिएन, र पनि उसलाई ती सब हात पर्ने छ। यसले मलाई दुलो दुख लाग्छ। यो न्याय पूर्ण कुरो होइन। यो विवेक पूर्ण कुरो पनि होइन।

22 आफ्नो सारा जीवनमा त्यतिको परिश्रम गरेर उसले आखिरमा के पाउँछ?

23 सारा जीवनमा परिश्रम गर्‍यो तर पीडा र निराशा बाहेक उसको हातमा केही पर्ने होइन। रातको समयमा पनि मानिसको मनले विश्राम पाउँदैन यी सब पनि व्यर्थको हुन्।

24-25 जीवनको आनन्द जति मैले लिएको छु त्यति आनन्द लिन कोशिश गर्ने कोही अरु होला? छैन। मैले जुन ज्ञान पाँए त्यो यही हो यदि कसैले राम्रो भन्दा राम्रो नै गर्नसक्छ कि खानु, पिउनु र आफूले गर्नु पर्ने काममा आनन्द लिनु। मैले यो पनि बुझे कि सब परमेश्वरबाटै प्राप्त हुन्छन्।

26 यदि कसैले परमेश्वरलाई प्रसन्न गरे परमेश्वरले उसलाई ज्ञान, बुद्धि र आनन्द दिनुहुन्छ। तर जसले उहाँलाई खिन्न पार्छन्, त्यो त खाली वस्तुहरू थुपार्ने र त्यसलाई बोक्ने काम मात्र गर्दछ। परमेश्वरले खराब मानिसहरूबाट लिएर असल मानिसहरूलाई दिनुहुन्छ। यसकारण यी सब काम व्यर्थ छन्। यो पनि हावालाई पक्रने काम जस्तो मात्र हो।

3

एउटा समय हुन्छ

1 प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ।

2 जन्म लिने एउटा निश्चित समय छ,
र मृत्युको पनि।

रूख रोप्ने एउटा समय हुन्छ,
अनि त्यसलाई उखेल्ने एउटा समय छ।

3 त्यहाँ मर्ने एउटा समय छ,
निको पार्ने एउटा समय,
भत्काउने एउटा समय छ,
बनाउने एउटा समय।

4 कराउने र स्ने एउटा समय हुन्छ,
अनि हाँसे र आनन्द गर्ने एउटा समय हुन्छ।

शोक मनाउने एउटा समय छ,
र नाच्ने र गाउने एउटा समय हुन्छ।

5 एक समय हुन्छ ढुङ्गा फर्पोकने,
एक समय हुन्छ ढुङ्गा थुपार्ने।
कसैलाई अंगालोमा हाल्ने एक समय हुन्छ,
त्यसै छोडिदिने एउटा समय हुन्छ।

6 कुनै चीज खोज्ने एक समय हुन्छ,
हराओस भन्ने एकसमय हुन्छ,
कतै फालि दिने एक समय हुन्छ,
र राख्ने एक समय हुन्छ।

7 त्यहाँ लुगा च्यात्रे एउटा समय छ,
र लुगा सिलाउने एउटा समय।

त्यहाँ एउटा चूपचाप रहने समय छ,
बोल्ने एउटा समय छ।

8 एक समय हुन्छ माया गर्ने,
एक समय हुन्छ घृणा गर्ने,

एक समय हुन्छ झगडा गर्ने
र एक समय हुन्छ मेल-मिलाप गर्ने।

परमेश्वर आफ्नो संसारलाई नियन्त्रण गर्नुहुन्छ

9 के मानिसले आफ्नो कठोर परिश्रमबाट वास्तवमा केही पाउँछ?

10 मैले त्यो कठोर परिश्रम देखेको छु जुन परमेश्वरले हामीलाई गर्नको लागि दिनु भएको छ।

11 परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ।

12 मैले बुझें कि मानिसहरूको निम्ति सबैभन्दा उत्तम कुरो यही हो, उसको जीवनमा आनन्द लिनु र असल गर्नु हो।

13 परमेश्वर चाहनुहुन्छ कि प्रत्येक मानिसले खाओस्, पियोस् र आफ्नो काममा आनन्द लिइरहोस्। यी कुराहरू परमेश्वरबाट पाइएको उपहार हुन्।

14 म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गर्स्न्।

15 जुन अहिले भइरहेको छ त्यो पहिले पनि भएकै हो। भविष्यमा के हुनेछ त्यो पहिले पनि भएकै थियो। जे हुन गयो परमेश्वरले त्यसको लेखा लिनुहुन्छ।

16 यस जीवनमा मैले यी कुराहरू पनि देखेको छु, कि न्यायालय जहाँ न्याय र भलाई हुनुपर्छ, तर त्यहाँ आज खराब मात्र पाइन्छ।

17 यसकारण मैले आफ्नो मनमा भनें, “त्यहाँ हरेक कुरा अनि हरेक कार्यको निम्ति सही समय छ। परमेश्वरले भलो मानिस र खराब मानिसको न्याय गर्नु नै हुन्छ।”

के मानिसहरू पशु जस्ता नै छन्?

18 मैले मानिसहरूको विषयमा सोचें अनि आफैँलाई भनें, “परमेश्वर चाहनुहुन्छ कि मानिसहरू आफूले आफूलाई त्यही रूपमा देखोस् जुन रूपमा तिनीहरूले त्यो पशुहरूलाई देख्दछन्।

19 के एउटा मानिस पशु भन्दा उत्तम छ? छैन! किन? किन कि हर कुरो व्यर्थ छ। मानिस तथा पशुहरू एउटै तरीकामा मर्छन्। तिनीहरू पृथ्वीमा आउँछन् पृथ्वीमा नै शेष हुन्छन्।

20 मानिसहरू र पशुहरूको देहको अन्त एकै प्रकारले हुन्छ। तिनीहरू माटोबाट आएका हुन् अनि माटोमा नै मिल्छन्।

21 कसले जान्दछ कि मानिसको आत्मालाई के हुन्छ? कसले जान्दछ मानिसहरूको आत्मा परमेश्वर कहाँ जान्छ अनि पशुहरूको आत्मा तल जमीनभित्र जान्छ?”

22 यसकारण मैले बुझें कि मानिसले गर्नु पर्ने सब भन्दा असल काम हो आफ्नो काममा आनन्द उपभोग गर्नु। एकजना मानिसलाई भविष्यमा के हुनेवाला छ देखाउन सक्नेन।

4

के मरिजानु राम्रो हो?

1 मैले फेरि यो पनि बुझें कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुखीहरूलाई सान्त्वना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याउँछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन।

2 म यो निष्कर्षमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्।

3 अझ यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ। किन? किनभने, तिनीहरूले यस संसारको खराबी देखेका छैनन्।

यति कठोर परिश्रम किन?

4 मैले फेरि सोचें, “मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।” मैले बुझें मानिस सफल हुनालाई र अस्हरू भन्दा ठूलो बनालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इश्यालु हुन्छन्। आफ्नोमा जति छ, अस्कोमा त्यो भन्दा धेरै नहोस् भन्ने उनीहरू चाँदन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।

5 कति मानिस भन्छन्, हात बाँधेर बसिरहनु केही नगर्नु मूर्खता हो। यदि तिमी काम गर्दैनौ भने भोके मर्छौं।

6 धेरै भन्दा धेरै पाउँन हावाको पछि झगडा गर्दै भाम्नु भन्दा तिप्रो हातमा जे छ यसमा सन्तोषजनक भएर बस्नु असल हो।

7 फेरि मैले अर्को पनि एउटा कुरो देखेका छु जसको कुनै अर्थ छैन:

8 एउटा मानिस सन्तानहीन हुन सक्छ। हुनसक्छ उसको कुनै छोरो वा यहाँसम्म कि कुनै दाज्यू-भाइ पनि छैनन् तर पनि त्यो मानिसले कठोर भन्दा कठोर परिश्रम गर्नमा लागिरेको हुन्छ र जे जति उसित छ त्यतिबाट ऊ कहिल्यै सन्तुष्ट हुँदैन। तब म पनि यति कठोर मेहनत किन गर्दछु? म आफैँ पनि यस जीवनको आनन्द किन लिदिन। अब हेर यो पनि एउटा दुखको र व्यर्थ कै कुरो हो।

मित्र र परिवारबाट शक्ति पाइन्छ

9 एक जना भन्दा दुइजना मानिस राम्रो हो। जब दुइ जना मिलेर सँगै काम गर्छन् भने जुन काम गर्छन् त्यसमा अधिक लाभ पाउँदछन्।

10 यदि एक जना लडे अर्कोले उठाउँदछ। तर कसैको लागि पनि एकलो रहन राम्रो होइन, किनकि जब त्यो लडछ उसलाई सहायता गर्ने त्यहाँ कोही अर्को हुने छैन।

11 यदि दुइजना एक साथ सुते त्यहाँ तातो हुनेछ, तर एकलो सुत्ने मानिस तातिदिन।

12 एकलो मानिसलाई शत्रुले हराउन सक्छ, तर त्यही शत्रुले दुइजनालाई हराउन सक्दैन, अनि तीन जनाको शक्ति त अझै धेरै हुँदछ। ती एउटा यस्तो डोरी जस्तो हुन्छन्, जो तीन पोयाले बाटिएको हुन्छ। त्यसलाई चुँडाउन कठिन पर्छ।

मानिस शासक र प्रसिद्धि

- 13 एक जना गरीब तर बुद्धिमान युवा शासक, एउटा बूढ तथा मूर्ख राजाभन्दा असल हुन्छ। त्यो बूढ राजाले चेताउनीहरूमा ध्यानै दिँदैन।
- 14 हुन सक्छ त्यो युवा शासक त्यस राज्यमा गरीब भएर जन्मेको होस् र हुनसक्छ ऊ जेलबाट छुटेर देशमा शासन गर्न आएको होस।
- 15 तर मैले यस जीवनमा देखेको छु र जान्दछु, मानिसहरू त्यस दोषी युवा शासकलाई नै मान्ने छन् र उही नयाँ राजा बन्ने छ।
- 16 धेरै जना त्यस युवकका पछि लाग्नेछन्। तर पछि गएर ती मानिसहरूले उसलाई पनि मन पराउने छैनन् र यी सब पनि व्यर्थै हुन्। यो पनि त्यही हावालाई पक्रने प्रयास जस्तै हो।

5

भाकल गर्नामा होशियार

- 1 परमेश्वरको उपासना गर्न जाँदा खुबै होशियार होऊ। अज्ञानीहरूले जस्तो परमेश्वरलाई बली चढाउनु भन्दा उनको आज्ञा मान्नु धेरै राम्रो हो अज्ञानीहरू प्राय खराब काम गर्ने गर्छन् र के गर्दछन् त्यो पनि जान्दैनन्।
- 2 परमेश्वरसित प्रतिज्ञा गर्ने बेलामा होशियार होऊ। परमेश्वरसित प्रतिज्ञाहरू गर्नामा हतार नगर। परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी पृथ्वीमा छौ। यसकारण तिमीले परमेश्वरसंग एकदमै कम बोल्नु पर्छ। यो उखान साँचो छ:

- 3 धेरै चिन्ता गर्नाले खराब सपना देखिन्छ,
र धेरै बोल्नाले मूर्ख कुरा उब्जन्छ।

- 4 यदि तिमीले परमेश्वरसंग कुनै कुराको प्रतिज्ञा गर्छौ भने पुरा गर्नामा दिलो नगर। परमेश्वर मूर्ख मानिसहरूसंग खुशी हुनुहुन्न। तिमीले परमेश्वरलाई जुन कुरो चढाउने प्रतिज्ञा गरेका छौ त्यो चढाऊ।

- 5 बस् कुनै भाकलै नगर्नु राम्रो हो तर भाकल गरेर पूरा नगर्नु राम्रो होइन।

- 6 यसर्थ तिम्रो आफ्नै शब्दहरूले आफैलाई पापमा पतन नगराओस् पूजाहारीलाई* नभन, “मैले जे कुरा भनें त्यसको अर्थ यो होइन!” तिमीले यसो गर्छौ भने परमेश्वर तिम्रा शब्दहरूमा रिसाउनुहुनेछ, जुन कुराको निम्ति तिमीले कर्म गरेका छौ ती सबै नष्ट पारिदिनु हुनेछ।

- 7 धेरै सपनाहरू देखेले र शेखी गर्नाले व्यर्थको कुराहरूमा डोयाउँछ। तिमीले परमेश्वरलाई आदर गर्नुपर्छ।

प्रत्येक शासकको माथि शासक हुन्छन्

- 8 कतिपय देशहरूमा तिमीले यस्ता दीन-हीन मानिसहरू देख्छौ जसलाई कठोर मेहनत गर्न बाध्य गरिन्छ। तिमी बुझ्न सक्छौ कि गरीबहरू प्रति यस्तो व्यवहार राम्रो होइन। यो गरीबहरूको अधिकारको विरुद्ध ठहरिन्छ। तर अचम्म नमान। जो शासकले ती मानिसहरूलाई काम गर्न बाध्य तुल्याउँछन् तिनलाई बाध्य तुल्याउने अर्को शासक पनि हुन्छन्। अनि अझै अर्को एक शासक पनि हुन्छ, जसले यी दुवै शासकहरूलाई काम गर्न बाध्य गराउँछन्।

- 9 यति हुँदाहुँदै पनि कुनै खेती गर्न योग्य भूमिमा एउटा राजा हुनु देशको निम्ति लाभदायक हो। राजा पनि अन्तमा एउटा दास नै हो।

धनले आनन्द किन्न सकिँदैन

- 10 जसले धनलाई प्रेम गर्छ त्यो आफूसित भएको धनले कहिल्यै सन्तुष्ट हुँदैन। जसले धनलाई प्रेम गर्छ, धेरै भन्दा धेरै धन प्राप्त गरे पनि उसको मन कहिल्यै अघाउँदैन। यसकारण धन पनि व्यर्थ हो।

- 11 कसैसित जति धेरै धन हुन्छ, उसलाई खर्च गर्नको निम्ति त्यति नै धेरै साथीहरू हुन्छन्। यसकारण त्यस धनी मानिसलाई वास्तवमा प्राप्त केही हुने होइन। उसले आफ्नो धनलाई मात्र हेरिबस्न सक्छ।

- 12 जसले सारा दिन कडा मेहनत गर्छ, ऊ घर गएर चैन साथ सुत्न सक्छ। उसलाई खान कम छ कि धेरै छ केही खाँचो पर्दैन। तर धनी मानिस आफ्नो धनको चिन्तामा नै डुबिरहन्छ र सुत्नसम्म पनि सक्दैन।

- 13 मैले यस जीवनमा धेरै दुखको कुरो घटेको देखेको छु। मानिसले भविष्यको लागि धन सञ्चय गर्छन् तर त्यसले नोकसानि पुर्याउँछ।

- 14 अनि केही नराम्रो घटना घट्छ र उसको सबै कुरा जान्छ र त्यस मानिससित आफ्नो छोरालाई दिने पनि केही रहँदैन।

- 15 एक मानिस आफ्नो आमाको गर्भबाट खाली हात आउँछ। जब त्यस मानिसको मृत्यु हुँन्छ, उ आफूसित केही नलिई सबै कुरा यही छोडेर जाँदछ। सम्पत्ति थुपार्न उसले कठोर परिश्रम गर्दछ तर जब मर्छ उ आफूसित केही लिएर जान सक्दैन।

- 16 यो बडा दुखको कुरो हो। यस संसारलाई उसले त्यसरी नै छोड्नु पर्छ जसरी उ आएको थियो। यसकारण “हावालाई पक्रने कोशिश गर्नाले के पाउन सक्छ?”

- 17 उसले यदि केही पाँउछ भने त्यो हो दुख र शोकले भरेको दिन, त्यसैले आखिरमा ऊ हताश, रोगी र रिसाहा बन्दछ।

आफ्नो जीवनको कर्ममा रमाऊ

- 18 मैले त यो देखेँ कि मानिसले जे गर्न सक्छ त्यो सबैभन्दा असल रहेछ खान, पिऊन र जुन काम उसले यस धर्तीमा आफ्नो छोटो जीवनमा गर्छ त्यसमा आनन्द लिन्छ। परमेश्वरले यिनै केही दिनहरू दिनुभएको छ बस् यहि तिम्रो उ सको हो।

- 19 यदि परमेश्वरले कसैलाई धन, सम्पत्ति र ती कुराहरूको आनन्द लिने शक्ति दिनुभएको छ भने उसले तिनको आनन्द लिन पर्छ। आफूसित जे जस्तो छ त्यसलाई स्वीकार गर्नुपर्छ र परमेश्वरबाट उपहार स्वरूप पाएको आफ्नो काममा आनन्द मनाउनु पर्छ।

- 20 यसो भए त्यस्ता मानिसले कहिल्यै पनि जीवन छोटेो छ भनी सोच्दैन। किन कि परमेश्वरले त्यस्तालाई त्यसै काममा लगाई राख्नुहुन्छ, जुन काम गर्नामा उसको रुचि हुँदछ।

6

धनबाट प्रसन्नता पाइँदैन

- 1 मैले जीवनमा अर्को कुरो पनि देखेको छु जुन उचित होइन। धेरै मानिसहरूले यसको अनुभव गरेका छन्।
- 2 त्यस मानिससित चाँहिदो कुराहरू हुन्छन् र जति चाहन्छ त्यो पनि पाउँदछ। तर परमेश्वरले उसलाई ती कुराहरूको भोग गर्न दिनुहुन्न। कोही अर्कै आइपुग्छ र ती सबै थोकहरू खोसेर लैजान्छ। यो खुबै खराब र व्यर्थ कुरो हो।

* 5:6: पूजाहारीलाई अर्थत “समाचारवाहक” वा “स्वर्गदूत” अथवा “अममवन्ता।”

3 एकजना मानिस लामो समयसम्म बाच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ।

4 त्यस बालकलाई कुनै नाम नदिएँ उसलाई एउटा अँध्यारो खाडलमा पुरिन्छ।

5 त्यसता बालकले कहिल्यै सूर्य देख्दैन र केही कुरो पनि जान्दैन। तर त्यस मानिसको भाग्य! जसलाई परमेश्वरले दिएका कुराहरूको आनन्द कहिल्यै लिएन। त्योभन्दा त त्यस बालकले बढी चैन र शान्ति पाउँदछ।

6 त्यस्ता मानिसहरू दुई हजार वर्ष बाँच्न सक्छन तर यदि तिनीहरूले जीवनमा आनन्द लिन नसके, त्यो राम्रो हो र हरेक मानिस अन्तमा त्यही ठाउँमा जान्छ।

7 एउटा मानिसले निरन्तर काम गरिने रहन्छ किन? किन कि उसलाई आफ्नो इच्छा पूरा गर्नु छ। तर उ सन्तुष्ट चाँहि कहिल्यै हुँदैन।

8 यस प्रकारले एक बुद्धिमान मानिस पनि एक मूर्ख मानिस भन्दा धेरै राम्रो होइन। यस्तो दीन-हीन मनुष्य हुनुमा पनि के फायदा हुनसक्छ?

9 एकोहोरो लागि रहनुमाभन्दा आफूसित जो छ त्यसैमा सन्तोष हुनु राम्रो हो। सधैं धेरै खोजिरहनु व्यर्थ हो। यो पनि हावालाई पकडन खोज्नु जस्तै हो।

10-11 जे जति भइरहेको छ त्यो भूतकालमा नै वर्णन गरिसकेको छ कोही, मानिसहरूले तिनीहरू भन्दा बलियोलाई विरोध गर्न सक्दैन। यसकारण ज्यादा बोलनु व्यर्थ हो।

12 कसले जान्दछ मनुष्यको छोटो जीवनमा उसको लागि यस भूमिमा सबैभन्दा राम्रो के छ? उसको जीवन त छायाँ जस्तो हराइ हाल्छ। यस संसारमा भोली के हुन्छ भनी कुनै मानिसले भन्नसक्दैन।

7

बुद्धि र शिक्षाको सूची

1 एउटा असल नाम हुनु सुगन्धित अन्तर भन्दा राम्रो हो।

मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो।

2 भोजको घरमा जानु भन्दा मलामी जानु असल हो।

किनकि सबै एक दिन मर्ने पर्छ,
अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ।

3 हाँसो भन्दा शोक र सुर्ता राम्रो हो,

किनकि जब हाम्रो अनुहारमा विषाद छाँउछ तब हाम्रो हृदय कञ्चन बन्छ।

4 ज्ञानीले सधैं मृत्युबारे सोच्छ

तर मूर्खले राम्रा दिनहरू सम्झन्छ।

5 मूर्खबाट प्रशांसित हुनुभन्दा

ज्ञानीबाट निन्दित हुनु धेरै राम्रो।

6 मूर्खहरूको हाँसो त बेकार हुन्छ,

काँढाको आगो बालेर भाँडा तताए जस्तो हो।

काँढाको आगो छिट्टै बल्छ,

तर भाँडा तात्दैन।

7 घुसले ज्ञानी मानिस भ्रष्ट हुन्छ,

अनि पैसाको उपहारले

उसको हृदयलाई बिगारिदिन्छ।

8 शूर गरेको भन्दा

अन्त गरेकै राम्रोहो

अहंकारी को अधीनमा बसुभन्दा

नम्र र धीरज भएकै राम्रो।

9 छिट्टै रीसाउने नगर,

किनकि रीसाहा बन्नु मूर्खता हो।

10 नभन, "बितेका दिनहरूमा के भयो।

तब चीजहरू अझ राम्रा थिए।"

यस्तो प्रश्न गर्नु ज्ञानको कुरो होइन।

11 जसरी धनी हुनु राम्रो हो त्यसरी नै जानु हुनु पनि राम्रो हो। विवेक ती जो कोही जीउनेहरूको निम्ति श्रेष्ठता हो।

12 धनी हुनु भन्दा ज्ञानी हुनु राम्रो हो। जीउँदो मानिसको लागि ज्ञान लाभदायक हो।

13 परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ।

14 जब जीवन उत्तम छ भने त्यसबाट आनन्द लेऊ। तर जीवन कठिन छ भने याद गर परमेश्वरले हामीलाई कठिन समय पनि दिन्छन् र असल समय पनि दिन्छन्। अनि भोली के हुन्छ त्यो कसैले जान्दैन।

मानिस साँच्चै असल हुँदैनन्

15 आफ्नो छोटो जीवनमा मैले सबैथोक देखेको छु। मैले देखेको छु राम्रा मानिस उमेरमा नै मर्छन् र मैले देखेको छु दुष्ट मानिस लामो आयु बाँच्छन्।

16-17 यसकारण आफैलाई किन माछौं? साहै राम्रो पनि नबन। साहै खराब पनि नबन। अनि साहै बुद्धिमानि पनि नबन, साहै मूर्ख पनि नबन। समय नपुगी किन मर्छौं?

18 अलिकति यस्तो बन, अलिकति उस्तो। परमेश्वरका अनुयायीहरूले पनि केही राम्रो काम गर्छन् केही नराम्रो।

19-20 ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ। वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन।

21 मानिसहरूले भनेका सबै कुरा नसुन तिम्रो आफ्नै नोकले पनि तिमी बारे नराम्रो कुरा गर्नसक्छ।

- 22 अनि तिमी जान्दछौ, तिमी आफैले पनि अरुहरूका बारेमा राम्रो कुरा गरेका छौ।
 23 यी सबै कुराको बारेमा मैले आफ्नो बुद्धि र विचार लगाएँ। म साँच्चिकै बुद्धिमान बनन खोजें तर त्यो असम्भव थियो।
 24 किन म बुझ्न सकिइन आखिर कुरो त्यही छ। जस्तो त्यो छ! कसैलाई पनि यो बुझ्न कठिन छ।
 25 साँचो ज्ञान पाउन मैले ठूलो परिश्रम र गहिरो अध्ययन गरेँ, हेरेक कुराको कारण पत्तो लाउने चेष्टा गरेँ तर मैले जानें के? मैले यतिनि जाने कि दुष्ट बन्नु मूर्खता हो र मूर्ख व्यवहार गर्नु पागलपन हो।
 26 मैले यो पनि देखे कि कतिपय स्त्रीहरू धराप जस्तै खतरनाक हुन्छन्। तिनका हृदय जाल जस्ता र तिनका पाखुरा साङ्गला जस्ता हुन्छन्। त्यस्ता स्त्रीहरूका फन्दामा पर्नुभन्दा मर्नु निको। परमेश्वरका अनुयायी त्यस्ता स्त्रीहरूदेखि भागछन्। तर पापी तिनको फन्दामा पर्छ।
 27-28 उपदेशक भन्छन्, “मैले यी सब प्रश्नहरू एक साथ राखे अनि तिनीहरूको उत्तर खोजी गरेँ। उत्तर अझै खोजिरहेकोछ तर यति चाँहि जाने कि हजारमा एकजना साँचो पुरुष मैले पाएँ, तर साँचो नारी एउटै पनि पाइँन।
 29 “अर्को एउटा कुरो पनि बुझें परमेश्वरले मनुष्यलाई राम्रो बनाउनु भएको थियो। तर मानिसहरू आफैले अनेकौं छलहरू बनाए।”

8

बुद्धि र शक्ति

- 1 ज्ञानी मानिस जस्तो को छ? कसले वस्तुहरूको अर्थ लगाउनु सक्छ? ज्ञानले चिन्तित अनुहारलाई खुशीमा बदल्न सक्छ।
 2 म भन्छु, तिमीले सधैं राजाको आज्ञा पालन गर्नुपर्छ। किनकि तिमीले परमेश्वरलाई त्यसो गर्ने वचन दिएका छौ।
 3 यस विषयमा चिन्तित नहोऊ। जब उहाँले तिमीलाई पठाउनु हुन्छ उहाँलाई छोडिदेऊ। मामला मन नपर्ने भए पनि ढिलो नगर, किनकि राजाले उसको इच्छानुसार आज्ञा गर्नुहुन्छ।
 4 आज्ञा दिनु राजाको अधिकार हो। अनि यसो गर, उसो गर भनेर उनलाई कसैले भन्न सक्दैन।
 5 राजाको आज्ञा पालन जसले गर्छ उ सुरक्षित रहन्छ। तर बुद्धिमानीले यसो गर्दा उचित समय जान्दछ, अनि उचित कुरो कहिले गर्ने त्यो पनि जान्दछ।
 6 त्यहाँ धेरै कष्टहरू भए तापनि मानिससित प्रत्येक कुरा गर्ने सही समय र सही मार्ग छ।
 7 उसलाई थाहा हुँदैन भविष्यमा के हुने हो, किन कि भविष्यमा के हुने हो उसलाई कसैले भन्न सक्दैन।
 8 कसैले पनि हावालाई आज्ञा दिन अथवा नियन्त्रित गर्न सक्दैन, आफ्नो मृत्यु रोक्ने शक्ति कसैको छैन। युद्धको समयमा एउटा सिपाहीलाई आफ्नो ठाउँ छोडेर आफूले भनेको ठाँउमा जाने स्वतन्त्र हुँदैन। त्यसरी नै यदि कसैले पापहरू गर्छ भने त्यो पापले उसलाई रक्षा गर्न सक्तैन।
 9 मैले यी सब कुराहरू देखे। यस संसारमा घटने सब कुराको बारेमा मैले खुबै गम्भिरता पूर्वक सोचेँ र देखे कि मानिस अस्माथि शासन गर्ने शक्ति पाउन सदा संघर्ष गरिरहन्छन् र मानिसलाई कष्ट दिइरहन्छन्।
 10 मैले दुष्ट मानिसहरूको सजि-सजाउ र विशाल शवयात्रा देखे। देह दफन-क्रिया पछि घर फर्कन लागेका मलामीहरूले त्यस दुष्ट मानिसको गुणगान गरेको पनि सुने। यसतो त्यसै शहरमा हुनेगर्छ, जहाँ त्यस दुष्ट मानिसले धेरै किसिमको खराब कामहरू गरेको हुन्छन्। त्यो पनि अर्थहीन नै हो।

न्याय, पुरस्कार र दण्ड

- 11 कहिले काहीँ मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरुहरू पनि खराब काम गर्न हिचकिचाउँदैनन्।
 12 एउटा पापीले सयौँ पाप-कर्म गरेको आशु त्यसको आयु पनि लामै होस्। तर म यो जान्दछु, परमेश्वरको सम्मान गर्नु असल हो।
 13 खराब मानिसहरूले परमेश्वरको सम्मान गर्दैनन्। त्यसैले त्यस्ता मानिसहरूले वास्तवमा राम्रो कुराहरू पाउँदैनन्। त्यस्ता कुरामीहरू लामो समय सम्म बाँच्दैनन्। घाम अस्ताउने समयको छाया झैं लामो हुँदैन।
 14 यो धर्तीमा अर्को कुरो पनि छ जुन म ठिक ठान्दिँनँ। दुष्ट मानिसलाई दुष्ट कुराहरूनै घट्नु पर्थ्यो अनि असल मानिसलाई असल कुरा नै। तर कहिले काहीँ असल मानिसलाई दुष्ट कुराहरू घट्छ, र दुष्ट मानिसलाई असल कुराहरू। यो गल्ती भएको जस्तो लाग्छ।
 15 यसैकारण मैले निम्नत्रय गरेँ जीवनको आनन्द लिनु सबैभन्दा महत्त्वपूर्ण कुरो रहेछ। किन? किनकि यस जीवनमा एउटा मानिसले सबभन्दा राम्रो काम गर्नसक्छ, त्यो हो खानु, पिउनु र जीवनको आनन्द लिनु। यसले कमसेकम मानिसलाई यस भूमि उसको जीवन कालमा परमेश्वरले गर्नु भनी जो कठीन काम दिनुभएको छ त्यसको आनन्द लिनामा सहायता मिल्छ।

परमेश्वरका सबै काम हामी बुझ्न सक्दैनौं

- 16 यस जीवनमा मानिसहरूले गरेका काम मैले ध्यान पूर्वक अध्ययन गरेँ। मैले देखे मानिसहरू अति नै व्यस्त छन्। ती रात दिन काम गर्छन् र प्राय सक्दैनन् पनि।
 17 परमेश्वरले गरेका थुप्रै कामहरू पनि मैले देखे। अनि परमेश्वरले जति काम यस भूमिमा गर्नुभयो त्यो मानिसहरूले बुझ्न सक्दैनन्। तिनीहरूले बुझ्न जति कोशिश गरून् बुझ्दैनन् कुनै ज्ञानीले परमेश्वरको काम म बुझ्छु भने पनि त्यो साँचो होइन। ती सब कुरा कसैले बुझ्न सक्दैनन्।

9

मृत्यु असल हुन्छ?

- 1 मैले यी सबै कुराहरू खुबै ध्यानपूर्वक सोचेँ र देखे भला र ज्ञानी मानिसहरूसित जे घट्छ अनि जुन काम तिनीहरू गर्छन् त्यसको नियन्त्रण परमेश्वरले गर्नुहुन्छ। मानिसहरू जान्दैनन् कि तिनले प्रेम पाउँछन् कि घृणा तिनीहरू जान्दैनन् कि भोलि के हुन्छ।
 2 तर एउटा कुरो यस्तो छ जुन प्रत्येकमाथि परिआउँछ हामी सबै मर्छौं। मृत्यु असल मानिसलाई पनि आउँछ, दुष्ट मानिसलाई पनि, मृत्यु पवित्र मानिसलाई पनि आउँछ र जो अपवित्र छ उसलाई पनि आउँछ। मृत्यु बलि चढाउनेलाई पनि आउँछ नचढाउनेलाई पनि आउँछ। असल मानिस पनि एउटा पापी जस्तै मर्दछ। परमेश्वरसंग विशेष प्रतिज्ञा गर्ने मानिस पनि, प्रतिज्ञा नगर्ने मानिस जस्तै मर्छ।
 3 यस जीवनमा जति पनि घटना घट्छ त्यसमा सबै भन्दा राम्रो कुरो हो कि सबैको अन्त एकै प्रकारले हुन्छ। साथै यो पनि खुबै राम्रो कुरो हो, कि मानिसहरू सधैं खराब र मूर्ख बिचारमा डुबिरहन्छन्, अनि त्यस्ता बिचारले मृत्युतिर लैजाँन्छ।
 4 प्रत्येक जीवित मानिसले विश्वास गर्छन कि:

एउटा मरेको सिंह भन्दा जिउँदो कुकुर असल हो।

5 जिउँदा मानिसहरू जान्दछन् कि उनीहरू एक दिन मर्ने पर्छ। तर मरेकाहरूले केही जान्दैनन्। मरेकाहरूले कुनै पुरस्कार पनि पाउने होइनन्। मानिसहरूले तिनलाई भुलिहाल्छन्।

6 कुनै मानिस मरेपछि उसको प्रेम, घृणा, ईर्ष्या सब समाप्त हुन्छ। मृत मानिसले संसारमा जे सुकै भइरहोस त्यसको कुनै भाग लिने होइन। लिन सकिञ्जेल जीवनको आनन्द लेऊ।

7 अब जाऊ अनि आफ्नो खाना खाऊ र आनन्द मनाऊ। दाखमध खाऊ र खुश होऊ। तिमीहरूले यति गर्न परमेश्वरबाट अनुमति छ।

8 राम्रो लगाउ र तिमी टाउकोमा, सुगन्धित तेल लगाउ।

9 तिमी पत्नीसंग जीवनको सुख-भोग गर, जसलाई तिमी प्रेम गर्छौं यो संसारमा परमेश्वरले तिमीलाई छोडो जीवन दिनुभएकोछ। यो तिमी भाग हो। यसर्थ यस जीवनमा गर्नुपर्ने काममा आनन्द उपभोग गर।

10 हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौं गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।

हामी के पो गर्न सक्छौं र? सौभाग्य या दुर्भाग्य?

11 यो जीवनमा मैले त्यो जाँडे दर्पणले सधैं दौडमा जितेको देखेको छैन शक्तिशाली सेनाले नै युद्ध सधैं जित्दैन, महान ज्ञानी मानिसले आफ्नो कमाई सधैं खान पाउँदैन, ज्ञानी मानिसले सधैं सम्पत्ति पाउँदैन; अनि विवेकशील मानिसले सधैं प्रशंसा पाउँदैन जुन उसले पाउनु पर्थ्यो। समय र अवसर प्रत्येकका निम्ति आँउछ।

12 कसैले जान्दैन, यसपछि उसलाई के हुन्छ, ऊ त जालमा परेको माछा जस्तो हो माछाले जान्दैन उसलाई के हुने हो। ऊ त पाशोमा परेको चरा जस्तो हो चाराले जान्दैन उसलाई के हुने हो। यस्तो प्रकारले मानिसलाई पनि भाग्यले फसाँउछ जो उसमाथि अचानक आइपर्छ।

विवेकको शक्ति

13 मानिसले जीवनमा विवेकपूर्ण काम गरेको पनि मैले देखेको छु। अनि त्यो मलाई खुबै महत्वपूर्ण लागेको छ।

14 एउटा सानो शहर थियो जहाँ थोरै मानिसहरू बस्थे। एक जना ठूला राजाले त्यस शहरमा आक्रमण गर्न शहरका चारैतिर आफ्ना सेना तैनात गरे।

15 तर त्यो शहरमा एकजना ज्ञानी मानिस बस्थे उनी गरीब थिए। आफ्नो शहर बचाउन उनले आफ्नो ज्ञान प्रयोग गरे। जब शहरमा आपत्ति टर्‍यो मानिसहरूले गरीब मानिसलाई पनि भुले।

16 तर म अझै पनि भन्छु, बल भन्दा बुद्धि श्रेष्ठ हो। ती मानिसहरूले गरीब मानिसको ज्ञानको बारेमा भुले अनि उनले भनेका कुराहरू सुन्न छोडे।

17 ज्ञानीले शान्तसित बोलेका थोरै शब्द
मूर्ख शासकले चिन्च्याएको शब्दभन्दा धेरै राम्रो।

18 ज्ञान युद्धको हात हतियार भन्दा धेरै असल हो।
तर मूर्खले थुप्रै असल कुराहरूलाई नष्ट गर्दछ।

10

1 मरेका थोरै क्षिणाले उत्तम सुगन्धलाई पनि दुर्गन्धपूर्ण बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।

2 ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिँडाउँदछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँदछ।

3 मूर्ख बाटोमा हिँडदाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्।

4 मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधान सक्ने छौ।

5 यहाँ केही भिन्नै कुराहरू पनि छन् जुन मैले आफ्नो जीवनमा देखेको छु। अनि यो न्याय संगत पनि छैन। यो त्यस्तो भूल हो जुन शासकहरूबाट हुन्छ।

6 मूर्खहरूलाई महत्वपूर्ण ओहोदा दिइन्छ, जहाँ धनी मानिसहरूले यस्ता काम पाउँछन् जसको कुनै महत्व हुँदैन।

7 नोकर बन्नु पर्नेहरू घोडामा चढेर हिंडेको पनि देखेको छु, जहाँ शासक बन्नु पर्नेहरू नोकर जस्ता भई तिनका छेउछाऊ पैदलै हिंडिरहेका हुन्छन्।

हेरेक काम जोखिमपूर्ण हुन्छ

8 आफूले खनेको खाडलमा आफै पर्न सक्छन्। पर्खाल भत्काउनेलाई साँपले डस्न पनि सक्छ।

9 ढुङ्गाहरू त्यो मानिसमाथि झर्ने सक्छ जसले त्यसलाई चलाउँछ अनि जसले स्ख काटेर ढाल्छ उसलाई चोट लाग्न सक्छ।

10 तर बुद्धिले हर काम सुगम हुँन्छ। भुत्ते छुरीले काट्न कठीन पर्छ। तर कसैले छुरीलाई उध्याएर काटे त्यही सजिलो काम हुँन्छ ज्ञान त्यस्तै हो।

11 लट्ठ्याउन अधिने साँपले डरयो भने सपेरालाई केही फाइदा हुँदैन।

12 ज्ञानीका शब्दहरूले प्रशासित तुल्याउँछन्,
परन्तु मूर्खका शब्दहरूले विनाश गराउँछन्।

13 मूर्ख मानिसले मूर्खताबाट कुरा थाल्छ अन्तमा पागल कुरामा टुग्याउँदछ।

14 मूर्खले धेरै कुराहरू गर्छ तर कसैलाई पनि थाहा हुँदैन कि भविष्यमा के घट्छ। कसैले पनि भन्न सक्दैन भविष्यमा हुनेवाला छ।

15 एउटा मूर्ख आफ्नै घरको बाटो पत्ता लाउनमा साह्रै बूढ् बनिनु सक्छ,
यसर्थ जुनकाम गर्ने चेष्टा गर्छ त्यसले उसलाई थकित बनाउँछ।

कामको मूल्य

16 देशको निम्ति यो खुबै खराब हो जुन देशको राजा बालक जस्तो छ। अनि कुनै देशको निम्ति पनि उतिकै खराब छ यो जहाँको राजा सारा समय खानैमा व्यस्त रहन्छ।

17 तर जुन देशको राजा एउटा महान परिवारबाट आएको हुन्छ त्यस देशलाई खुबै असल हुन्छ। अनि भूमिलाई पनि फाइदा हुन्छ जब ती शासकहरूले ज्यादा खँदिन अथवा मत्वा हुँदैनन्।

18 यदि कोही कामगर्न अति अलछी छ भने
उसको घरमा पानी चुहिन थाल्छ र टाल्दै नटाली सबै छाना झर्छ।

19 मानिस भोजनमा आनन्द लिन्छन् अनि दाखरसले जीवन अझै आनन्दित बनाउँछ। तर धनले नै सबै समस्या सुल्झाउँदछ।

निन्दा

20 राजाको निन्दा नगर अनि महानुभाव र सम्पन्न मानिसहरूको बारेमा पनि निन्दा नगर। चाहे तिमी आफ्नो घरमा एकलै किन नहोऊ, नराप्नो कुनै नगर। किन? किन कि कुनै एउटा सानो चरो उडेर गएर तिमीले भनेका सबै कुरा तिनीहरूलाई सुनाइदला।

11

निर्धक्क बनी भविष्यको सामना गर

- 1 विभिन्न धन्दाहरूका कुराहरूमा पैसा लगाओ बिस्तारै त्यसले फाइदा* ल्याउँछ।
- 2 जो कुरा तिमीसित छ त्यसलाई थुप्रै काममा लगाऊ। बाँडचुड गर। तिमी जान्दैनौ यस भूमिमा कहिले के घटन सक्छ।
- 3 कति कुरा यस्ता छन् जस बारे तिमी निश्चिन्त रहन सक्छौ। बादल पानीले पूर्ण छ भने धर्तीमा वर्षा हुन्छ। एउटा रूख उत्तरपट्टि दक्षिण पट्टि, जता ढले पनि त्यही तैसिरहन्छ।
- 4 तर कति कुरा यस्ता हुन्छन्, जसको निम्ति निश्चिन्त रहन सक्दैनौ। तिमीले अक्सर छोप्नु पर्छ। कसैले ठीक मौसम पछि बसे उसले कहिल्यै बिउ छर्न सक्दैन। अनि कोहीले हुर बादल बाँधन्छ नै भनी डराए उसले आफ्नो अन्न उठाउनै सक्दैन।
- 5 तिमी जान्दैनौ हावा कुन ठाउँमा बहन्छ यस्तै प्रकाले तिमी जान्दैनौ कसरी एउटा आमाको गर्भमा एउटा नानीले सास फेर्छ। त्यसरी नै सबै थोकका सृजक परमेश्वरका कामलाई तिमी जान्दैनौ।†
- 6 यसकारण बिहानै बिउ छर्न शुरू गर र साँझमा तिमी काम नरोक। तिमीलाई थाहा हुँदैन पहिले छरे अथवा पछि छरेको अथवा दुवै कामहरूमा सफलता पाउँछौ।
- 7 उज्यालो आनन्दमय हुन्छ, अनि यो जीउँनको लागि असल हो।
- 8 तिमी आयु जतिसुकै लामो रहोस्, जीवनको हरेक दिन आनन्द पूर्वक बिताऊ। तर याद राख, तिमी मर्छौ। अनि जति लामो समय तिमी बाँच्छौ मरे पछि त्यो भन्दा लामो तिमी समय बिन्छ प्रत्येक कुरा जे घट्नेछ त्यो व्यर्थ हुन्छ।

उमेर छँदै परमेश्वरको सेवा गर

- 9 यसकारण हे युवा-युवतीहरू हो जबसम्म तिमीहरू जवान हुँदै आनन्द मनाऊ। जो मन्तले भन्छ त्यही गर। प्रसन्न रहौ। जो तिमीहरूको इच्छा छ त्यही गर। तर याद राख, तिमीहरूको प्रत्येक कर्म अनुसार परमेश्वरले न्याय गर्नेछन्।
- 10 रिसले तिमीलाई वशमा नराखोस् अनि शरीरले पाप गर्न नलगाओस् किनभने युवा अवस्था व्यर्थको हुन्छ।

12

बुढेसकालको समस्या

- 1 सानै उमेरदेखि आफ्ना सृष्टिकर्ताको स्मरण गर। बुढेसकाल आउन अघि समय नै उनलाई सम्झ। उमेर ढले पछि, “मैले मेरो जीवन खेर फालें।” भन्नु नपरोस्।
- 2 सानै उमेरदेखि आफ्ना सृष्टिकर्ताको स्मरण गर। जब सूर्य, चन्द्र र ताराहरू तिमीलाई अर्धरात्रो लाग्दछ जब एउटा आँधी पछि अर्को आँधी आए जस्तो घरि-घरि आपत आइपर्दछ। त्यसभन्दा अघि नै परमेश्वरलाई सम्झ।
- 3 त्यसबेला तिम्ना पाखुराहरू कमजोर बन्छन्। तिम्ना पाउहरू लुला र बाङ्गा बन्छन्। तिम्ना दाँतहरू झर्छन् र तिमी आफ्नो खाना समेत चबाएर खान नसक्ने हुन्छौ। आँखाले सफासित देख्दैनौ।
- 4 तिमी कान नसुन्ने हुन्छौ। बाटोका हल्ला खल्ला तिमी सुन्नसक्ने छैनौ। अन्न पिथिरहेको जाँतो पनि तिमीलाई शान्त लाग्छ। झीहरूले गाएको तिमीले सुन्न सक्ने छैनौ। बिहान एउटा चरा समेतले तिमीलाई बिउँझाइदिन्छ किनकि तिमी सुत्ने पनि सक्दैनौ।
- 5 डौडाहरू देखि तिमीलाई डर लाग्छ। बाटोका स-साना ढुङ्गा देखि पनि लड्छ कि भन्ने डर लाग्छ। तिम्ना केशहरू बढामका फुल जस्तै सैते हुन्छन्। हिडदा खेरी एउटा फट्टेगाले जस्तै तिमीले आफूलाई धिसाछौ। तिम्ना बाच्ने इच्छा* पनि हुँदैन, अनि त तिमी आफ्नो सदाको घरमा जानेछौ। अनि तिम्ना शरीरलाई दफन गर्न लैजाने मलामीहरू बाटोमा थुप्रने छन्।

मृत्यु

- 6 चाँदीको तार चुँडिन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री इनारमा फुट्नु अघि अनि पाङ्गो जलाशयमा झर्नु पहिल्यै जब तिमीहरू युवास्थामा छौ तिम्ना सृष्टिकर्तालाई याद गर।
- 7 तिम्ना शरीर माटोबाट बनिएको हो। मरेपछि पनि माटोमै फर्कन्छ। तर आत्मा जुन परमेश्वरबाट आयो मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ।

8 सब थोक व्यर्थ छ। उपदेशक भन्छन् यी सब समयको बरबादी मात्र हो।

निष्कर्ष

* 11:1: पैसा ... फाइदा साहित्यिक रूपले, “तिम्नो रोटी पानी माथि प्याकि देऊ अनि धेरै दिनहरू पछि यो तिमीले पाउने छौ।” † 11:5: तिमी ... जान्दैनौ अथवा, “तिमी जान्दैनौ कसरी खास एउटा बालक भित्र उसको आमाको गर्भमा हुदा पसिजान्छ, तिमी पनि जान्दछौ परमेश्वरको हुन जसले यी सबै कुराहरू हुन लगाउँछ।” * 12:5: बाच्ने इच्छा अथवा “भोक” वा “भोगको इच्छा” यहाँ शिब्रको अर्थ निकाल्नु गाह्रो छ।

9 उपदेशक खुबै ज्ञानी थिए। उनले मानिसहरूलाई शिक्षा दिन आफ्नो ज्ञानको प्रयोग गरे। उपदेशकले खुबै सावधानीसित अध्यायन गरे र धेरै शक्तिहरूलाई सम्पादन गरे।

10 उचित शब्दको लागि उपदेशकले ठूलो परिश्रम गरे। अनि उनले ती शिक्षाहरू लेखे जुन सत्य र भरोसापूर्ण छन्।

11 ज्ञानी मानिसको शब्दहरू छरिता सिक्रना जस्ता हुन्छन् जसको प्रयोग मानिसहरू पशुहरूलाई ठीक बाटोमा हिंडाउँन गर्छन्। ती शिक्षाहरू दहिलो प्रकारले ठोकेको काँटीहरू झै हुन्छन् ती एउटा गोठालाबाट आउँछन्।

12 यसर्थ मेरा छोरा-छोरीहरू हो। ती उपदेशहरू पढ। तर अरू किताबहरू देखि सतर्क रहौ। मानिसहरू किताब लेखिनै रहन्छन् र धेरै पढाइले तिमीलाई थकित बनाउँछ।

13-14 अब, किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान। किनकि मानिसहरू जे गर्छन ती सब परमेश्वर जानुहुन्छ गुन कुरा समेत उहाँ जानुहुन्छ। सबै राम्रा कुरा नराम्रा उहाँ जानुहुन्छ। मानिसले गरेको प्रत्येक कर्मको उहाँ न्याय गर्नुहुन्छ।

सुलेमानको श्रेष्ठीत

1

1 सुलेमानको सबैभन्दा उत्तम गीत।

उन्ले स्त्रीलाई प्रेम गर्छन्

2 चुम्बनहरूसंग मलाई छुनुहोस्

तपाईंको प्रेम दाखरस भन्दा उत्तम भएकोले तपाईंले मलाई आफ्नो चुम्बनले भरिदिनुहोस्।

3 तपाईंको नाउँ मुल्यवान अन्तर भन्दा सुगन्धित छ,

तपाईंको गन्ध अन्य सबै अन्तरहरू भन्दा उत्तम छ।

यसकारण तरुणी केटीहरूले तपाईंलाई माया गर्छन्।

4 तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं।

हामी तपाईंको पछि दगुर्ने छौं।

राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो।

यसशलेमको स्त्रीहरू मानिस प्रति

हामीहरू खुशी अनि आनन्दित हुन्छौं।

याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ।

यसकारण तरुणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।

ऊ स्त्रीहरूसित कुरा गर्छिन्

5 यसशलेमकिको छोरीहरू हो!

म काली तर सुन्दरी छु।

केदार र शालमाको पाल झैं काली छु।

6 मलाई नहेर, म कति काली छु,

मलाई घामले काली पारेको हो।

मेरा दाज्य-भाइहरू म प्रति क्रोधित थिए,

त्यसैले तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अह्वाप,

त्यसै कारण मैले आफैलाई ध्यान पुर्याउन पाइने।

तिनले पुरुषलाई भन्छिन्

7 म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु।

मलाई भन, तिमी आफ्नो भेडाहरू कहाँ चराउँछौ?

मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ?

म तिमीलाई भेट्न आउनेछु,

अथवा तपाईंका साथीहरूको बगाल अघि म किन घुम्तो हालेर बसे केटी झैं हुने?

पुरुषको स्त्री प्रति वचन

8 तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो?

स्त्रीहरूमा तिमी सबै भन्दा सुन्दरी छौ।

जहाँ थुमा अनि बाखाका पाठाहरू जान्छन् त्यहाँ फछ्याएर जाऊ

आफ्नो बाखाका पाठाहरूलाई गोठालाहरूको तम्बुको छेउमा चर्न देऊ।

9 मेरी प्यारी, तिमी मेरो निम्ति यस घोडी भन्दा पनि ज्यादै उत्तेजक छौ

जुन घोडी अन्य घोडाहरूसित फिरेऊनको रथ तान्छे।

10 ती घोडाहरू तिनीहरूको मुख देखि

गर्दनको वरीपरी सम्म राम्ररी सजाइएका छन्।

11 तिम्रो निम्ति हामी सुनको लुर्कन

चाँदीले मोरेर बनाउँने छौं।

स्त्री बोल्छे

12 जब राजा आफ्नो कोठामा थिए,

मेरो अन्तरको सुगन्ध फैलियो।

13 मेरा प्रेमी मुररको सानो झुप्पा झैं हनुहन्छ गलाको वरिपरी,

मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।

14 मेरा प्रेमी, मग-मग सुगन्ध दिने, एन-गदीका फूलको गुच्छा जस्तै हनुहन्छ,

जुन एन-गदीको दाखबारीको बगैचामा फुल्छ।

पुरुषले भन्छ

15 मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ,

आहा! तिमी साँच्चै राम्री छौ,

तिम्रो आखाँहरू ढुक्करका झैं सुन्दर छन्।

श्री बोल्छे

16 मेरो प्रेमी तपाईं असाध्य सुन्दर हुनुहुन्छ!

साँच्चै तपाईं मनोहर हुनुहुन्छ!

हाम्रो ओछ्यान हरियो घाँसको चउर जस्तो छ।

17 हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन्।

डाँडा भाटाहरू सल्लाका छन्।

2

1 म भञ्जयाङमा फुल्ने गुलाफ

अनि बेसीमा फुल्ने लिली फूल झैं छु।

पुरुष बोल्छ

2 हेर, प्रेमी अन्य श्रीहरूको माझ तिमी

कोँडाहरू माझमा फूलेकी लिली फूल झैं छौ।

श्री भन्छिन्

3 हे मेरा प्रिय अन्य पुरुषहरूको बीच तपाईं

जङ्गलमा अन्य धेरै स्खहरू बीच स्याऊको बोट झैं छौ।

ऊ श्रीहरूसित कुरा गीछिन्

म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु

अनि त्यसको फल अति स्वदिष्ट लाग्छ।

4 मेरा प्रियले मलाई मधु शालाम ल्याउनु भयो

र उहाँले म माथि राख्नु भएको संकेत उहाँको प्रेम हो।

5 म प्रेम रोगी हुँ यसर्थ मलाई किसिमस

र स्याऊहरू खुवाएर सजीव बनाउनु होस्।

6 उहाँको देखे पाखुरा मेरो टाउको मुनी छ

अनि दाइने हातले मलाई अँगालेको छ।

7 हे यस्त्रलेमका तरणीहरू! मुडुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर।

मसित प्रेम गर्न उत्तेजित नहो,

जबसम्म म यसको निम्ति तयारी हुँदिनँ।

प्रेमिका फेरि बोल्छे

8 मेरो प्रेमीकाको स्वर सुन!

लौ हेर, उहाँ आउनु हुँदैछ, पहाडहरूमा उफ्रँदै

अनि डाँडाहरूमा दाउँदै।

9 मेरा प्रेमी एउटा लघुमृग

अथवा जवान मृग झैं हुनुहुन्छ।

हेर, उहाँ हाम्रो पर्खाल पछाडी उभिरनु भएको छ,

झ्यालबाट हेरिरनु भएको छ,

आँखा झ्यालबाट चियाइरनु भएको छ।

10 मेरा प्रेमीले भन्नु भयो,

“हे सुन्दरी, मेरी प्यारी उठ,

कतै टाढा जाऊं।

11 हेर! हिउँद बिल्यो,

वर्षा काल पनि गई सक्यो।

12 भूमिमा फूलहरू फूलिहेकाछन्,

चराहरूले गाउने समय आइसकेको छ।

पृथ्वीमा ढुक्करहरू कुलिन थालिसके।

13 नेभाराका चिचिलाहरू लाग्न थाल्यो,

दाखका फूलहरूबाट वासना फैलिन थाल्यो।

मेरी प्रियतमा उठ,

हे मेरी सुन्दरी हिँड कतै टाढा जाऊं।”

पुरुष बोल्छ

14 अग्लो चट्टानको गुफाहरूमा

र पहाडहरू माथि लुक्ने मेरो ढुक्कर,

मलाई तिम्रो दर्शन देऊ,

मैले तिम्रो स्वर सुन्नु पाउँ।

कारण तिम्रो स्वर अत्यन्तै प्रिय लाग्छ

- अनि तिमी अत्यन्तै सुन्दरी छौ।
 ऊ स्त्रीहरूसित कुरा गर्छिन्
 15 हाम्रा निम्ति स्यालहरूलाई समातिदेऊ,
 किनभने ती साना स्यालहरूले
 हाम्रो दाखबारी नष्ट गरिदिन्छन्
 जो पूर्णरूपले फुलेकोछ।
- 16 मेरा प्रेमी मेरा हुनु हुन्छ
 अनि म उहाँकी,
 मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्छन्।
 17 जबसम्म दिन बितेर
 छाँया लामो हुँदैन,
 फर्कि आऊ मेरा प्रेमी
 हरिण झैं बन अथवा मृगहरू झैं सुन्दर पहाडहरूमाथि।

3

- संगीहरूसँग स्त्री
 1 राती मेरो ओख्यानमा,
 म आफूले माया गरेको मानिस खोज्छु।
 मैले उसलाई खोजे,
 तर उसलाई पाउन सकिनँ।
- 2 अब म उठ्छु,
 म शहर वरीपरी घुम्छु।
 म मेरा प्रेमीलाई शहरको गल्ली,
 र कुना कुनामा खोज्छु।
- मैले शहरका पालेहरूलाई भेटें,
 तर मैले उहाँलाई पाउनु सकिनँ।
- 3 मलाई पालेहरूले शहर घुम्दै गर्दा भेटे,
 मैले तिनीहरूलाई सोधे “के तिमीहरूले मेरा प्रेमीलाई देख्यौ?”
- 4 जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ,
 तब मैले मेरा प्रेमीलाई भेटें,
 मैले उहाँलाई समातेँ,
 र उहाँलाई मेरी आमाको घरमा लगेँ
 अर्थात् ती नारीको कोठामा जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्।
- ऊ स्त्रीहरूसँग बोल्छे
 5 हे यरूशलेमका तरुणीहरू हो।
 हरिण र मृगहरूलाई साक्षी राखेर
 मलाई आफ्नो वचन देऊ
 कि म तयार नभए सम्म तिमीले प्रेम ममा जागृत गर्ने छैनौ।
 यरूशलेमका स्त्रीहरू बोल्छन्
- 6 यी नारी को हुन्
 जो धेरै मानिसहरू सित,
 मरुभूमिबाट आइरहेकी छिन्?
 तिनीहरूको पछि यस्तो धूलो निस्कंदैछ,
 मानौं कि त्यो धूलोको बादल हो, जुन धूलो बल्दै गरेको सुगन्धित रस, धूप अथवा सुगन्धित मसला बाट निस्कन्छ।
- 7 सुलेमानको सवारी हेर!
 इसाएलका साठी जना बलिया बलिया सैनिकहरूले
 त्यो पालकी रक्षा गरिरहेका छन्।
- 8 तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्,
 रातमा आईपने कुनै पनि विपत्तीको सामना गर्न
 तिनीहरू तत्पर छन्।
- 9 राजा सुलेमानले आफ्नो निम्ति यात्रा गर्ने पालकी बनाए।
 तिनको पालकीको काठ लेवनानबाट ल्याइएको हो।
- 10 त्यसका खम्बाहरू चाँदीले बनिएको छ,
 आधारहरू सुनको बनाएका छन्

आसन बैजनी रंगका लुगाले ढाकिएको छ।
त्यो यस-शलेमकी स्त्रीहरूको प्रेमले बुनिएको हो।

11 सियोनकी तरुणीहरू हो,
बाहिर आएर सुलेमनलाई उनको मुकुटसित हेर,
त्यो उसकी आमाले त्यो दिन पहियाई दिएको थिइन्,
जुन दिन उनको विवाह भएको थियो।
त्यो दिन उनी अत्यन्तै खुशी थिए।

4

ऊ उनीसित कुरा गर्छन्
1 मेरी प्रेमीका, तिमी अत्यन्तै सुन्दरी छौ।
आहा! तिमी सुन्दरी छौ।
घुम्टोभित्र लुकेका
ती तिम्ना आँखाहरू ढुक्करका जस्तै छन्
तिम्ना ती लामा केश
गिलाद पाहाडबाट ओहलालो नाचदै झरिरहेको बाखाको बगाल झैं छन्।
2 तिम्ना दौतहरू भेडा झैं सेता छन्
जसलाई भखैरै नुहाइएको र कन्रु तयारी बनाएको छ।
तिनीहरू सबैले जुम्ल्याहा पाठा जन्माउँछन्
र तिनीहरूको एउटै थुमा पनि हराएको छैन।
3 तिम्ना ओठहरू रेशमको धागो जस्तै राता छन्।
तिम्ना मुख अति सुन्दर छ,
तिम्ना घुम्टोभित्रका गालाहरू
एउटा दारीमका दुई फ्याकहरू जस्तै छन्।
4 तिम्ना घाँटी लामो अनि पातलो छ,
दाऊदको किल्ला जस्तै,
त्यो किल्ला सजाउनको निम्ति बनाएका
हजारौं ढालहरू यसको भित्ताहरूमा
शक्तिशाली सेनाहरूसँग छन्।
5 तिम्ना स्तनहरू एक जोडी पाठाहरू जस्तै छन्,
हरिणको जुम्ल्याहा पाठा जस्तै
लिली फूलहरू विच चरिरहन्छ।
6 म त्यो गन्धरसको पर्वत माथि जानेछु,
र सुगन्धितको पहाडमा जानेछु,
जब मैले आफ्नो अन्तिम सास लिनेछु
अनि छायाँहरू लामो भई लुक्नेछन्।
7 मेरी प्रेमी, तिमी सबैभन्दा सुन्दरी छौ,
तिमीमा कुनै प्रकारको दाग छैन।
8 हे मेरी दुलही म भएकोमा आऊ,
तिमी मेरो निम्ति लेबनोनबाट आऊ।
तिमी मसित अमानाको चुचुरोबाट,
सनीरको उचाईबाट,
सिंहको गुफाबाट
अनि चितुवाको पाहाडबाट आऊ।
9 मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उतेजित गराउछ्यौ।
तिम्ना आखाँको एक झलकले तिम्ना गलामा लगाइएको
मोतीको हारका एउटै दानाले, मेरो हृदय चोरेकी छौ।
10 हे मेरी साथी, हे मेरी दुलही।
तिम्ना माया कति सुन्दर छ।
तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ,
तिम्ना अन्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ।
11 मेरी दुलही! तिम्ना ओठबाट मह टाक्नेछ,
दूध र मह तिम्ना जिब्रो मुनि छ,
तिम्ना वस्त्रहरूबाट मिठो अन्तरको वासना आँउछ।
12 मेरी प्रेमिका, मेरी दुलही!
ताल्चा लगाएको बगैँचा जस्तै शूद्र छौ।
बन्द गरेको ताल जस्तै शूद्र छौ।
त्यो बन्द गरेको फोहरा जस्तै शूद्र छौ।

- 13 तिमी शरीर दारीम जस्तै छ
 अनि अस् लोभ्याउने फलहरू,
 फूलहरू र मसलाहरूको बासनाले भरिएको
 बगैँचा झैं
 14 जटामसी केश दालचिनी,
 तिमी एउटा सबै प्रकारको सुगन्धित रूखहरूले भरिएको बगैँचा झैं छौ
 मूर् र यसमा सबै प्रकारको असल मसलाहरू छन्।
- 15 तिमी बग्ने पानीको स्रोत जस्तै छौ।
 तिमी कुवाको पानी झैं ताजा छौ,
 लेबानोनबाट बग्दै आएको पानीको मूल झैं छौ।
- ऊनी बोलिछिन्
 16 उत्तरी हावा, तिमी उठ,
 दक्षिणी हावा, तिमी आऊ।
 मेरो बगैँचामा बह
 अनि आफ्नो सुगन्ध छर्क।
 मेरा प्रेमी आफ्नो बगैँचाभित्र पसुन्
 अनि त्यहाँका मिठा फलहरू खाऊन्।

5

- प्रियतम भन्छन्
 1 मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैँचामा पर्सें।
 मैले मेरो मूर् र मशलाहरू बटुलेकोछु।
 मैले मेरो चाका महसंग खाएँ।
 मैले आफ्नो दाखरस र दूध पिएकोछु।
 स्रीहरू प्रेमीहरूसँग कुरा गर्छन्
 हे साथीहरू हो, खाऊ! प्रेमीहरू हो, पिऊ!
 र प्रेमको मधले मस्त हो।
- प्रेमिका भन्छे
 2 म मस्त सुते,
 तर मेरो हृदय जाग्रित थियो।
 मैले मेरा प्रेमिले ढोका ढक्ढकाइरहेको सुन्छु:
 “ढोका खोल मेरी प्रेमी, मेरी ढुकुर,
 मेरी प्रियतमा, पूर्णता,
 मेरो शीर शीतले भिजेकोछ,
 मेरो केश मध्य रातले भिजाएकोछ।”
- 3 “मैले मेरा लुगाहरू फुकालिसकेकोछु।
 म फेरि पहिरिन चाहँदिनेँ।
 मैले मेरा पाऊ धोइसकेकोछु,
 यसलाई म फेरि मैला हुन दिदिनेँ।”
- 4 तर उसको निमित्त म व्याकुल भएँ
 मेरा प्रेमिले ढोकाको प्वालबाट हातहाल्दा।
- 5 म आफ्नो प्रेमीको लागि ढोका उघार्ने उठे,
 मेरा हातहरूबाट रस गन्ध
 अनि औलीहरूबाट
 रस गन्धका थोपाहरू तल माथि चुहे।
- 6 जब मैले मेरा प्रेमीको लागि ढोका उघारे,
 तर मेरो प्रेमी त्यहाँबाट गइसकेका थिए।
 म झण्डै मरे
 जब उहाँ आएर गए पछि।
 मैले उहाँलाई खोजी हिडेँ
 तर भेटिनेँ,
 मैले उहाँलाई बोलाउँदै खोजे
 तर उहाँले मेरो उत्तर दिनु भएन।
- 7 शहरका पहरेदारहरूले मलाई भेटे,
 र तिनीहरूले मलाई पिटे,
 अनि मलाई चोट पुर्याए।
 पर्खाल माथि बसेका पहरेदारहरूले
 मैले ओढेको घुम्टो खोसे।

- 8 हे यस्शलेमका तस्णीहस्! म तिमीहस्लाई भन्छु,
यदि तिमीहस्ले मेरा प्रेमीलाई भेटौं भने, भनिदेऊ म उहाँलाई यति साह्रो प्रेम गर्छु, कि जब उहाँ मसित हुनुहुन्न तब म विमारी हुन्छु।
यस्शलेका स्त्रीहस्ले उतर दिन्छन्
- 9 स्त्रीहस्मा तिमी अति सुन्दरी छौ,
तिम्रा प्रेमी र अन्य प्रेमीहस्मा के भिन्नता छ?
के तिम्रा प्रेमी अस्का प्रेमीहस् भन्दा उत्तम छन्?
के यसैकारण तिमी हामीबाट वचन लिन चाहान्छौ कि तिम्रा प्रेमी अस्का प्रेमीहस् भन्दा सुन्दर छन्?
- तिनले यस्शलेमका स्त्रीहस्लाई उतर दिन्छन्
- 10 दश हजार मानिसहस्को बीचमा पनि
मेरा प्रेमी उज्ज्वल र तन्दुरुस्त देखिन्छन्।
- 11 उहाँको शीर शद्ध सन जस्तै छ,
उहाँको घुँघुरिएको कालो काग जस्तै केश छ।
- 12 उहाँका आँखाहस् खोलाको किनारमा बसिरहेका दुक्कुर जस्ता छन्,
उहाँका आँखाहस् दूधमा डुबेका
दुक्कुरहस् जस्ता छन्।
- 13 उहाँका गाला सुगन्धित मसलाको बगैचा झैं,
सुगन्धको लागि प्रयोग गरिएका फूलहस् जस्तो छ।
उहाँका ओठहस् सुगन्धित रस चुहिरहने,
लिली फूलहस् जस्ता छन्।
- 14 उहाँका पाखुराहस् दुङ्गा जडित
सुनका डन्डाहस् जस्ता छन्,
उहाँको शरीर नीलम जडित
हातिको चिल्लो दाँत जस्तो छ।
- 15 उहाँका पाऊहस् शद्ध सुनमा राखिएका
सङ्गमरमर जस्ता छन्।
उहाँ लेबनोनमा हुने राम्रो उद्भिद्
अल्लो देवदारू वृक्ष झैं देखिनु हुन्छ।
- 16 हो, यस्शलेमका स्त्रीहस्!
उहाँको मुख अधिक मिठास पूर्ण छ।
मेरा प्रेमी अत्यन्तै कामनीय हुनुहुन्छ।
मेरा प्रियतम, मेरा साथी यस्तो हुनुहुन्छ।

6

- यस्शलेमका स्त्रीहस् ऊ सित बोल्छन्
- 1 हे सुन्दरी स्त्री,
भन तिम्रा प्रेमी कहाँ गएका छन्?
भन तिनी कुन बाटो गएका छन्?
ताकि हामी उहाँको खोजीगर्न तिमीलाई सहायता गर्न सकौं।
- यस्शलेमका स्त्रीहस्लाई तिनी उतर दिन्छन्
- 2 मेरो प्रेमी आफ्नो बगैचामा जानुभएको छ।
उहाँ बगैचालाई हेर्न
र त्यहाँबाट लिलीहस्
बटुलन जानु भएको छ।
- 3 म मेरा प्रेमीकी हुँ र उहाँ मेरो प्रेमी हुनुहुन्छ।
उहाँ लिली फूलको बगैचामा डुल्नु हुन्छ।
उनी सित ऊ बोल्छ
- 4 तिमी तिसा जस्तै सुन्दरी छौ,
तिमी यस्शलेम जस्तै आर्कषक छौ।
तिमी एउटा झण्डा बोक्ने डरलाग्दो सेना झैं साहासी छौ।
- 5 तिम्रा आँखाहस्ले मलाई अति उत्तेजित बनाउँछन्।
अनि तिम्रो केश लामो र झूमिरहेको छ
गिलाद पर्वतबाट तलतिर ओल्दै गरेका बाखाहस्को बगाल झैं।
यसर्थ तिमीले मलाई नहेर।
- 6 तिम्रो दाँतहस् नुहाएर मिस्किका
र कन्नन तयार रहेका भेडाहस् जस्तै छन्।
तिनीहस् सबै जुम्हा पाठाहस् जन्माए
अनि तिनीहस् मध्ये एउटा पनि गुमाएनन्।
- 7 घुन्टो मित्र तिम्रा ती कनपटहस् एस्ता छन् कि

जस्ता दारीमका पयाकलाहरू हुन्।

- 8 उहाँका साठी रानीहरू छन्
अनि असी र खोटीहरू
अनि अनगन्ती नयाँ तरुणीहरू छन्।
- 9 तर त्यहाँ मेरो ढुक्करको निम्ति एउटै स्त्री छन्
मेरो सम्पूर्णता
जुन आमाले तिनलाई जन्माइन्
ती आमाकी प्रसिद्ध नानी,
जवान स्त्रीहरूले देखेर प्रशंसा गरे,
अनि रानीहरू र खोटीहरूले पनि तिनको प्रशंसा गरे।
स्त्रीहरूले उसको प्रशंसा गर्छन्
- 10 ती कन्या स्त्री को हुन्?
असुणोदय झैं चम्कन्छिन्
जुनझैं सुन्दरी छिन्।
तिनी घामझैं चहकिली छिन्
तिमी एउटा झण्डा बोक्ने
डरलाग्दा सेनाझैं साहासी छौ।
ऊ उनीसित बोल्छन्
- 11 म तल ओखरको बगैँचा तिर गएँ
बेसीहरूको फल हेर्न
दाखहरू फल्यो कि भनेर हेर्न
दारिमले कोपीलाहरू लगायो कि भनेर हेर्न गएँ।
- 12 तिनले मलाई मेरा मानिसहरूको सब भन्दा राम्रो रथमा
चढ्न मञ्जुरी दिएको अनुभव गरे।
यसश्लेमका स्त्रीहरूले तिनलाई बोलाए
- 13 हे शूलम्मेनी फर्केर आऊ, फर्केर आऊ,
फर्केर आऊ ताकि हामी तिमीलाई हेर्न सक्छौं,
किन तिमीहरूले शूलम्मेनीलाई,
सेनाहरूको युद्ध छाउनीमा नर्तकीलाई झैं हेरिरहेका छौं।

7

- युवकको युवती सौन्दर्यमाथि प्रशंसा
- 1 हे राजकुमारी! यी जुताहरूमा तिम्रा पाऊ सौँचै सुन्दर देखिन्छन्।
तिम्रा छेपारीहरू कुनै शिल्पीले कुँदेको गहना झैं छन्।
- 2 तिम्रो नाभि गोलो बटुको झैं छ,
यसमा दाखरस बिना कहीले नहोस।
तिम्रो पेट यस्तो छ कि
गह्रँको थुप्रो लिली फूलहरूले सीमाना लगाए जस्तो छ।
- 3 तिम्रो स्तनहरू
एक जोडा हरिण को पाठहरू जस्तै छन्।
- 4 तिम्रो घाँटी यस्तो छ, मानौ हातीको दाँतले बनिएको किल्ला हो।
तिम्रा आँखाहरू यस्ता छन्
मानौ बाथ रब्बीमको फाटक नजिक हेस्बोनमा भएको कुणहरू हुन्।
तिम्रो नाक यस्तो छ,
मानौ त्यो लबनानको किल्ला हो जुन दमशकश तिर फर्केकोछ।
- 5 तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ
अनि टाउकोको केश रेशम जस्तो छ।
तिम्रो तल झरेको लामो केशले
राजाको पनि मन पल्लिन्छ।
- 6 तिमी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका।
तिमी कति राम्री र मनमोहक छौ।
- 7 तिमी खजुरको रूख जस्तै
अगली छौ।
अनि तिम्रा ती स्तनहरू
खजुर फलेको झुप्पा जस्तै छन्।
- 8 म खजुरको रूखमाथि चढ्नेछु,
र त्यसका हाँगाहरू समाल्छु।

- तिम्रा स्तनहरू अङ्गुरको झुप्पा झै
र तिम्रो सासको गन्ध स्याउको बासना झै होऊन्।
- 9 तिम्रो मुख विशेष दाखमद झै होस्
जुन मेरो मायामा सोझै तल बगोस्
त्यो बिस्तारैसित मस्त निर्दोषा परेका मानिसहरूको ओठ सम्म बगोस्।
- तिनले युवकलाई भन्छिन्
10 म मेरा प्रेमीकी हूँ
र जसलाई उहाँले चाहनुहुन्छ, म त्यो हूँ।
- 11 आउँनु होस् मेरा प्रेमी,
हामी मैदानमा जाँऊ,
हामी गाँउमा रात काटौं।
- 12 हामी चोँडे दाखबारीमा जाँऊ,
हामी त्यहाँ हेरौं कतै दाखका फूलहरू फरेका छन् कि
हेरौं कतै फूल फुलिसकेको छन् कि
अनि दारीमको बोटमा फूलहरू ढकमक्क छन् कि
म त्यहाँ तिमीलाई देखाउँने छु म तिमीलाई कति प्रेम गाेरहेकीछु।
- 13 हे मेरा प्रेमी!
सबै प्रकारका राम्रा फूलहरू हाम्रै द्वारमा छन्,
दूधेफलहरूले सुगन्ध फैलाइरहेका छन् नयाँ
र पुरानो आनन्दमय बस्तुहरू मैले तिम्रो निम्ति साँचिराखेकीछु।

8

- 1 आफ्नी आमामाको दुध चुस्तै हुर्कने मेरो सानो भाइ जस्तै तिमी पनि नानी हुँदो हो त
म तिमीलाई बाहिर नै भेट्ने थिएँ
अनि तिमीलाई म्वाइँ खाने थिएँ।
र कसैले यो गल्ती हो भन्न सक्ने थिएनन्।
- 2 जुन जन्मीले मलाई त्यो कोठामा शिक्षा दिइन्
म तिमीलाई ती जन्मीको घरको त्यो कोठामा लैजाने थिएँ।
- म तिमीलाई मेरो दारिमबाट निचोरेर निकालेको
रसले बनिएको मसला युक्त मघ दिने थिएँ।
- तिनले स्त्रीहरूलाई भन्छिन्
3 उनको देख्ने हात मेरो टाउको मुनि छ
अनि दाहिने हातले मलाई समात्नु भएको छ।
- 4 हे यस्शलेमका तरुणीहरू हो! मलाई वचन देऊ कि
जबसम्म म यसको निम्ति तैयारी हुँदिन।
मलाई प्रेमले उतेजित पार्ने छैन।
यस्शलेमका स्त्रीहरू बोल्छन्
5 ती स्त्री को हुन्?
जो आफ्नो प्रेमीसित अढेसिएर मस्भूमिबाट आँउदै छिन्।
तिनले उसलाई भन्छिन्
मैले तपाईँलाई स्याऊको बोट मुनि जगाएँ,
जहाँ तपाईँकी आमाले तपाईँलाई गर्भधारण गरेकी थिईन्,
जहाँ तपाईँको जन्म भएको थियो।
- 6 मलाई तपाईँको हृदयमा छाप लगाउँनु होस्
यदि म एउटा औँठी जस्तै भएर तपाईँको हातमा रहन्छु,
प्रेम मृत्यु जस्तै प्रबल हुन्छ,
अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ
कुनै ज्वालाभन्दा पनि कडा,
त्यो दन्केको आगो झैँ दन्किन्छ।
- 7 के कसैले आफ्नो प्रेमका निम्ति
आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने
ऊ उपेक्षित हुन्छ र?*
- तिनका दाज्यु भाइहरू बोल्छन्
8 हाम्री सानी बहिनी छ

* 8:7: के कसैले ... हुन्छ र? "कसैले आफ्नो प्रेमको खातिर आफ्नोमा भएको सबै त्याग भने ऊ महामूर्ख बनिन्छ?"

अनि जसको स्तन विकाश भएकै छैन,
यदि कसैले तिनलाई विवाह गर्न खोजे,
हामीले बहिनीको लागि के गर्नु पर्ने!

9 यदि तिनी पर्खाल हुँदी हुन त
तिनको वरिपरी चाँदी मोरि र चिटिक्क पार्ने थियौं,
यदि तिनी ढोका हुँदी हो त
हामीले देवदारूको फल्याकले वरिपरी बाँने थियौं।

तिनले आफ्ना दाज्यहरूलाई उत्तर दिन्छिन्
10 म एउटा पर्खाल हुँ,
मेरा स्तनहरू धरहराहरू जस्तै छन्।
म उसको निम्ति एउटा सुरक्षाको अनुभव गर्ने भएकी छु।

उनी भन्छन्
11 बाल-हमनमा सुलेमानको एउटा दाखको बगैँचा थियो,
तिनले आफ्नो बगैँचा रखवालहरू दिए,
र प्रत्येक रखवालले
1,000 चाँदीको शेकेल बराबरको दाख ल्याउनु पर्थ्यो।

12 सुलेमान! तिमी आफ्नो 1,000 शेकेल राख्न सक्छौ।
प्रत्येक रखवालालाई 200 शेकेल देऊ उसले तिमी लागि ल्याएको दाखको सट्टामा!
तर म मेरो आफ्नै दाखबारीको दाख राख्छु। मेरो अधिको यो दाखबारी मेरो आफ्नै हो।

उनी स्त्रीलाई भन्छन्
13 बगैँचामा तिमी नै बस,
साथीहरू तिमी आवाज सुनिरहेका छन्,
तिमी मलाई पनि सुन्न देऊ।

तिनी ऊसित बोल्छिन्
14 हे प्रियतम, चाँडो गर्नु होस्।
अब सुगन्धित मसालाको पर्वतमा तपाईं हरिण अथवा मृगका पाठा जस्तै हुनु होस्।

यशैयाको पुस्तक

1 यो अमोसको छोरो यशैयाको दर्शन हो। जुन कुराहरू यहदा र यस्शलेममा हुन आउने थिए। परमेश्वरले ती कुराहरू यशैयालाई देखाउनु भयो। यशैयाले ती दर्शनहरू उज्जियाह योतम, आहाज अनि हिजकियाह यहदाका राजाहरू भएका समयमा देखे।

आफना मानिसहरू विरुद्ध परमेश्वरको मुद्रा

2 हे, आकाश र पृथ्वी, परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु यो भन्नु हुन्छ:

“मैले मेरा नानीहरूलाई पालन-पोषण गरे, मैले तिनीहरूलाई हुकाएँ, बढाएँ
तर तिनीहरू नै मेरो विरोधी भए।

3 गोस्तले आफ्नो मालिकलाई चिन्छ
अनि गधा आफ्नो स्वामीले दाना दिने ढुङ्गा* कहाँ छ जान्दछ।

तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्।
मेरे मानिसहरूले मलाई बुझ्दैनन्।”

4 इस्राएल राष्ट्र नै दोष पूर्णछ। यो दोष मानिसहरूले बोक्नु पर्ने गह्रौं गौ भरी जस्तो छ। ती मानिसहरू पापी परिवारहरूबाट जन्मिएका दुष्ट नानीहरू हुन्। तिनीहरूले परमप्रभुलाई छोडे। तिनीहरूले इस्राएलका पवित्र परमप्रभुको अपमान गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँलाई विदेशी जस्तो व्यवहार गरे।

5 परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई किन दण्ड दिइरहनु? मैले तिमीहरूलाई दण्ड दिएँ तर तिमीहरू बदिलिएनौ अथवा सचेत भएनौ। तिमीहरू अझै मेरो विरोधमा अट्टेरी भइरह्यौ। अहिले मन र हृदय दुवै नै अस्वस्थ छ।

6 तिमीहरूका पैतालालेखी टुप्पी सम्म, शरीरको प्रत्येक अङ्गमा चोट चोट र पीडि-पीडाहरू मात्र छन्। तिमीहरूले आफ्ना पिडाहरूको ध्यान गरेका छैनौ। तिमीहरूका घाउहरू न त सफा गरिएकाछन न त पुरिएका छन्।”

7 तिमीहरूको देश विध्वंस भएको छ। तिमीहरूका शहरहरू आगोले जलिसकेका छन्। तिम्रा शत्रुहरूले तिमीहरूको जग्गा-जमीन लगिसकेको छ। तिमीहरूको जग्गा-जमीन सेनाहरूद्वारा ध्वंसत पारिएको एउटा देश जस्तो छ।

8 सियोनकी छोरी अहिले दाख बारीहरूमा छोडिएको रिक्तो पाल जस्तै भएकी छे। ऊ काँका बारीहरूमा छोडिएको एक पुरानो छाप्रो जस्तो छ। शत्रुहरूद्वारा परास्त भएको शहर जस्तो छ।

9 यो सत्य हो सेनाहरूका परमप्रभुले हाम्रा निम्ति केही मानिसहरूलाई अझ बाँच्ने अनुमति दिनु पर्छ। हामी सोदोम र गमोरा शहरहरू जस्तै पूर्ण रूपमा ध्वंसत भएका छैनौं।

10 हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन!

11 परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाघ्राहरू, साँडे र भेडाको बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिदिँन।

12 जब तिमीहरू मसंग भेट्न आयौ, तिमीहरूले मेरो आँगनको सबै चीजहरू कुल्चदै आयौ। तिमीहरूलाई त्यसो गर्न कसले भन्यो?

13 “व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउछौ, त्यो म घृणा गर्छु। औसि, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिएँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु।

14 मेरा सम्पूर्ण हृदयबाटै तिमीहरूले गरेका मासिक सभा र महासभाहरू म घृणा गर्छु। ती सभाहरू मेरा निम्ति अत्यन्त बोझ भएका छन्। अनि म ती भारीहरू बोकेर थाकि सकेकोछु।

15 “तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किन? किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।

16 “आफु स्वयंलाई धोई-पखाल। आफु स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नरात्रा कामहरूलाई रोक म त्यस्ता नरात्रा कामहरू हेर्न चाँहदिन गल्ती काम नगर!

17 राम्रो कामहरू गर्न सिक। अरु मानिसहरूप्रति स्वच्छ बन। ती मानिसहरूलाई दण्ड देऊ जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ देऊ जसका आमा-बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिल्यै मरिसकेका छन्।”

18 परमप्रभु भन्नुहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिद्ध जस्ता राता छन्, तर तिनीहरू परखालेर फर्काउन सकिन्छ र तिमीहरू हिउँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू ऊन जस्तो सेतो हुन सक्छौ।

19 “मैले भनेका कुराहरूमा तिमीहरूले ध्यान दियो भने तिमीहरूले यस ठाउँबाट असल कुराहरू पाउनेछौ।

20 ध्यान दिएनौ भने, तिमीहरू मेरो विरोधी हुनेछौ। अनि तिम्रा शत्रुहरूले तिमीहरूलाई नाश गर्नेछन्।”

परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

परमप्रभुप्रति यस्शलेम निष्ठावान छैन

21 परमेश्वर भन्नुहुन्छ, “यस्शलेमलाई हेर! ऊ यस्तो शहर थिएँ जसले मलाई भरोसा गरी अनि मेरो अनुसरण गरी। के कारण थियो एक वेश्या हुन बाध्य भई अहिले मलाई पछ्याउँदिन। यस्शलेमको न्याय गरीनछ। यस्शलेमका बासिन्दाहरू परमेश्वरले मन पराउनु हुने बाटोमा हिँड्नु पर्छ। तर अहिले त्यहाँ हत्याराहरू मात्र बस्छन्।

22 “तिम्रो धार्मिकता मूल्यहीन भएको छ। तिम्रो दाखरसमा पानी मिसाएको छ। अब यो रसहीन भएको छ।

* 1:3: ढुङ्गा गाई वस्तुलाई ढुङ्गा पकाएर दिने ठाउँ (काठलाई खोपेर बनाएको खोक्रो साधन)।

23 तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका दुहुरा-दुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिदैनन्।”

24 ती सबै कुराहरूले गर्दा-मालिक, सेनाहरूका परमप्रभु इम्राएलका शक्तिशाली परमपवित्र परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई दण्ड दिनेछु। मेरो शत्रुहरू तिमीहरू मेरो लागि अब उप्राप्त दुःखका कारण हुने छैनौं,

25 चाँदी टल्काउनलाई मानिसहरूले खरानी[†] प्रयोग गर्दछ। त्यस्तै प्रकारले म तिमीहरूका सम्पूर्ण गल्ती कार्यहरू साफ गरिदिने छु। म तिमीहरूबाट सम्पूर्ण मूल्यहीन कुराहरू निकाली दिनेछु।

26 न्यायकर्ताहरूलाई म पहिले जस्तै फर्काई ल्याउनेछु। तिमीहरूका सल्लाहकारहरू जस्तो तिमीहरूसंग धेरै पहिला थिए त्यस्तै हुनेछन्। त्यसपछि तिमीहरूले भन्नेछौं ‘असल र विश्वासयोग्य शहर।’”

27 सियोन परमप्रभुको न्यायद्वारा उद्धार हुनेछ अनि जो उहाँकहाँ फर्कन्छ तिनीहरूलाई उहाँको धार्मिकताले उद्धार गरिनेछ।

28 तर सम्पूर्ण अपराधीहरू र पापीहरू नष्ट हुनेछन्। (परमप्रभुलाई नपछ्याउने मानिसहरू ती हुन्।)

29 भविष्यमा मानिसहरू जसले फलौंटका स्खहरू र विशेष बगैँचाहरू[‡] पूजनालाई रोजे उनीहरू लज्जित हुनेछन्।

30 यस्तो घटना हुने नै छ किनभने तिमीहरू फलौंटका पातहरू ओइलिएर मरेको जस्तै हो। तिमीहरू पानी बिना सुक्दै गएको बगैँचा जस्तै हो।

31 शक्तिशाली मानिसहरू जङ्गलमा सुकेका मसिना दाउराहरू जस्तै हुनेछन्। अनि जुन कुराहरू ती मानिसहरूले गर्नेछन् त्यो एक झिल्ला जस्तो हुनेछ जसले आगो लगाउनेछ। ती शक्तिशाली मानिसहरू र तिनीहरूले गरेका कार्यहरू सबै त्यही आगोमा डढेर भस्म हुनेछन् अनि कसैले पनि त्यो आगो निभाउन सक्ने छैन।

2

1 आमोसको छोरो यशैयाले यहूदा र यरूशलेमको विषयमा यो सन्देश देखे।

2 अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर,

सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ।

यो सबै पहाडहरू भन्दा-माथि हुनेछ।

सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।

3 धेरै मानिसहरू त्यहाँ जानेछन्। तिनीहरूले भन्नेछन्

“आऊ! हामीमाथि परमप्रभुको पर्वत सम्म जाऊं,

माथि याकूबको परमेश्वरको मन्दिरमा।

अनि परमेश्वरले हामीलाई जीउने विषयमा शिक्षा दिनु हुनेछ।

अनि हामीले उहाँलाई पछ्याउनेछौं।”

परमेश्वरका उपदेशहरू-परमप्रभुको अनि सन्देश यरूशलेम अन्तर्गत सियोन पर्वतमा हुनेछ र सम्पूर्ण संसारभरि नै फैलिएर जानेछ।

4 त्यसपछि परमेश्वर नै सबै जातिहरूकालागि न्यायाधिश हुनुहुनेछ।

उहाँले विवादका कुराहरू मानिसहरूकै लागि अन्त गर्नुहुनेछ।

ती मानिसहरूले लडाइँ गर्ने आफ्ना हात-हतियारहरू बन्द गर्नुहुनेछ।

तिनीहरूले आफ्ना तरवारबाट हलोको फाली बनाउनेछन्।

अनि तिनीहरूका आफ्ना चलाउने भालाहरूबाट घाँस काट्ने हँसिया बनाउनेछन्।

मानिसहरू एक अर्काको विरुद्धमा लडाइँ लड्न छाड्ने छन्।

मानिसहरूले फेरि कहिल्यै पनि युद्धकालागि तालिम लिने छैनन्।

5 याकूबको सन्तानहरू, तिमीहरूले परमप्रभुलाई पछ्याउनु नै पर्छ।

6 म तिमीलाई यो भन्छु किनभने तिमीले आफ्ना सन्तानहरू छोड्यौ। तिम्रा मानिसहरू पूर्वका मानिसहरू जस्तो भूल विचारले भरिएकाछन्। तिम्रा मानिसहरू पलिश्रीहरूले जस्तै भविष्यवाणी गर्ने चेष्टा गर्दछन्। तिम्रा मानिसहरूले विदेशी विचार सम्पूर्ण रूपले स्वीकार गरिरहेका छन्।

7 अन्य देश भन्दा तिमीहरूको देश सुन र चाँदीले भरिएको छ। त्यहाँ धेरै भन्दा धेरै राजकोषहरू छन्। तिमीहरूका देश घोडाहरूले भरिएका छन्। त्यहाँ अनगन्ती रथहरू छन्।

8 तिनीहरूको देश मूर्तिहरूले भरिएका छन्। त्यहाँ तिनीहरूले मूर्तिहरू बनाएर नै पुज्दछन्।

9 मानिसहरू तुच्छ भन्दा पनि तुच्छ बनिद। मानिसहरू अत्यन्त नीच भए। परमेश्वर निःसन्देह तपाईंले तिनीहरूलाई क्षमा दिनु हुने छैन?

10 जाऊ मैलो-हिलोमा लुक, गुफा-कन्दरा तिर लुक! तिमीहरू परमप्रभुबाट डराउनु पर्नेछ र उहाँको महामहिम-शक्तिबाट लक्नु पर्नेछ!

11 घमण्डी मानिसहरू घमण्ड गर्न छोड। ती घमण्डी मानिसहरू लाजले आफै आफ्नो नजरबाट खसेछन्। त्यसबेला, परमप्रभु मात्र उच्च हुनुहुनेछ।

12 परमप्रभुसंग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्त्व रहने छैन।

13 ती घमण्डीहरू लवानोनका देवदारुको अग्ला स्खहरू जस्ता हुन्। तिनीहरू बाशानका फलौंट जस्ता हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ।

14 ती घमण्डी मानिसहरू अग्ला पर्वतहरू र उच्च पहाडहरू जस्ता हुन्।

15 ती घमण्डी मानिसहरू अग्लो धरहरा र दरिलो पर्खालहरू जस्तै हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुने छ।

16 ती घमण्डीहरू तशींशको विशाल जहाजहरू जस्तै हुन्। ती जहाजहरू बहुमूल्य सामानहरूले भरिएको छन्। तथापि परमेश्वरले ती घमण्डी मानिसहरूलाई दण्ड दिनु हुनेछ।

† 1:25: खरानी खरानीलाई हिब्रूम “वारमिस” पनि भनिन्छ। त्यसबेला वारनीस (ओथ) थिएन र आगोको खरानी नै चलाइन्थ्यो। ‡ 1:29: भविष्यमा ... स्खहरूको अर्थ एक “तोरस” कडिकोडा र चोप भाएको एक प्रकारको माडीफूल वा माथाफलको स्ख हो। § 1:29: विशेष बगैँचाहरू यसको अर्थ त्यो बगैँचा हो जहाँ मानिसहरूले झुठा देवताहरूको आरधना गर्दछन्।

17 तब मानिसहरू घमण्डी हुन छोड्नेछन्। ती मानिसहरू जो घमण्डी छन्, तिनीहरूको घमण्ड माटोमा मिल्नेछ। त्यस बेला, परमप्रभु मात्र सबै भन्दा उच्च हुनुहुनेछ।

18 सम्पूर्ण मूर्तिहरू हराएर जानेछन्।

19 मानिसहरू ओडारहरू र पृथ्वीका चेपचापमा लुक्ने छन्। मानिसहरू परमप्रभु र उहाँको महामहिम शक्तिबाट डराउनेछन्। यो घटना त्यतिबेला घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्काउन उभित्नु हुन्छ।

20 त्यतिबेला मानिसहरूले आफ्ना सून र चाँदीका मूर्तिहरू फ्याँकि दिनेछन्। ती मूर्तिहरू मानिसहरूले पुजन सक्नु भनेर उनीहरूले नै बनाएका थिए। मानिसहरूले ती मूर्तिहरू पृथ्वीका प्वालहरूमा फ्याँकिदिनेछन् जहाँ चमेराहरू र छुचुन्द्रा बस्छन्।

21 त्यसपछि मानिसहरू चट्टानका-कन्दरातिर लुक्नेछन्। तिनीहरू परमप्रभु र उहाँका महान शक्तिबाट भयभीत भएर त्यसो गर्नेछन्। यो त्यतिबेला घटना घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्कर कमाउन उदत्त हुनेछ।

22 तिमीहरूले आफूलाई जोगाउन अन्य मानिसहरूमा भरोसा नगर्। तिनीहरू मानिसहरू मात्र हुन्-जो मर्दछन्। यसकारण तिमीहरूले उनीहरूलाई परमप्रभु जस्तै प्रभावशाली हुन्छन् भनेर नठाने पनि हुन्छ।

3

1 मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यस्शलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ।

2 परमेश्वरले सबै वीरहरू र महान सिपाहीहरू लैजानु हुनेछ। परमेश्वरले सबै न्यायकर्ताहरू, अगमवक्ताहरू, जोखना हेर्ने मानिसहरू र बढा-प्रधानहरू सबैलाई नै लैजानु हुनेछ।

3 परमेश्वरले सैन्य अधिकारीहरू र सरकारी अधिकारीहरू लैजानु हुनेछ। परमेश्वरले कुशल कारीगरहरू र चलाख जादूगर जसले भविष्य बताउने प्रयास गर्दछ तिमीहरूलाई पनि लैजानु हुन्छ।

4 परमेश्वर भन्नुहुन्छ, “म जवान युवाहरूलाई तिमीहरूका मार्ग दर्शक बनाउनेछु।

5 प्रत्येक मानिस अर्को मानिसको विरोधी हुनेछ। यसर्थ सबै जन नै पिरोलिनेछन्। युवाहरूले ठूला बडाहरूको आदर गर्ने छैनन्। साधारण मानिसहरूले महत्त्वपूर्ण मानिसहरूको विश्वास गर्ने छैनन्।”

6 त्यसबेला, एकजना मानिसले आफ्नै परिवारको कुनै भाइलाई समात्रेछ। त्यस मानिसले आफ्नो भाइलाई भन्नेछ, “तिमीसंग एउटा कोट छ, यसैले तिमी हाम्रो अगुवा हुनेछौ। तिमी यी सबै विनाशको अगुवा हुनेछौ।”

7 तर त्यो भाइले भन्नेछ, “म तिमीलाई साथ दिन सक्तिनँ। घरमा मसंग प्रशस्त भोजन र लुगाहरू छैन। तिमी मलाई तिमीहरूका अगुवा नबनाऊ।”

8 यस्तो घटना हुनेछ किनभने यस्शलेमले उक्कर खाएको छ र साथै गल्ती काम गरेको छ। यहूदाको पतन भयो अनि परमेश्वरलाई फछ्याउन छोडे। जुन कामहरू तिनीहरूले गर्छन अनि भन्छन तिनीहरू परमप्रभुकै विरुद्धमा हुन्छन्। परमेश्वरको महिमामय आँखहरूले ती सबै कुराहरू छर्लङ्ग देख्नु हुन्छ।

9 मानिसहरूका अनुहारहरूले बताउँछन कि तिनीहरू आफ्नो गल्ती कार्यहरूको लागि दोषी छन्। अनि तिनीहरू आफ्नो पापकर्ममा अंकार गर्दछन्। तिनीहरू सदोमका मानिसहरू जस्तै छन्। तिनीहरू आफ्ना पापहरू कसैले देख्ला भनेर प्रदर्शन गर्दैनन्। यो उनीहरूका लागि अत्यन्त हानीकारक हुनेछ। तिनीहरू आफैले स्वयंमा बढी दुःखहरू ल्याएकाछन्।

10 धर्मी मानिसहरूलाई भन, तिनीहरूको लागि राम्रो कुराहरू हुनेछन्। तिनीहरूले गरेको राम्रो कार्यको लागि पुरस्कार पाउँनेछन्।

11 तर दुष्ट मानिसहरूका लागि यो एकदम अनिष्ट हुनेछ। एकदमै ठूलो दुःख-कष्टहरू उनीहरूमा आइपरेछ। तिनीहरूले गरेको जति पनि गल्ती कर्महरूको लागि दण्ड पाउनेछन्।

12 युवाहरूले मेरा मानिसहरूलाई परास्त गर्नेछन्। स्त्रीहरूले मेरो मानिसहरूमाथि शासन गर्नेछन्।

मेरा मानिसहरू, विभ्रा मार्ग दर्शकहरूले तिमीहरूलाई गल्ती बाटो डोर्थाउनेछन्। तिनीहरूले सुमागबाट तिमीहरूलाई फर्काउनेछन्।

आफ्ना मानिसहरूप्रति परमेश्वरको निर्णय

13 मानिसहरूको न्याय गर्नकोलागि परमप्रभु खडा हुनुहुन्छ।

14 परमेश्वरले ती बढा-प्रधानहरू र अगुवाहरूका विरुद्धमा उनीहरूका कुकर्मकोलागि आफ्नो न्याय दिनुहुनेछ।

परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले दाखबारीहरू जलायौ। तिमीहरूले गरीब मानिसहरूका धन-सम्पति लुखौ जो अहिले सम्म तिमीहरूको घर-घरमा छँदैछ।”

15 मेरा मानिसहरूलाई यसरी दुःख कष्ट दिनु भनेर तिमीहरूलाई कसले अधिकार दियो? ती गरीब मानिसहरूमाथि थिचोमीचो गर्नु भनेर कसले अधिकार दियो?” मेरो मालिक, सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।

16 परमप्रभु भन्नुहुन्छ, “सियोनका स्त्रीहरू अत्यन्त अहंकारी भएका छन्। तिनीहरू शिर ठाडो पारेर वरिपरि हिँडिरहन्छन्, मानो अरु भन्दा तिनीहरू असल हुन्। ती स्त्रीहरू आँखाहरू झिकाउँदै हिँडिरहन्छन्। तिनीहरू आफ्ना पायलहरू झन्काउँदै स्वाङ्गा पारेर वरिपरि नाँच्दै घुमिहिँड्छन्।”

17 मेरा मालिकले ती स्त्रीहरूका टाउकोमा लुँते लुँते भरिदिनु हुनेछ। सियोनका ती स्त्रीहरूका सबै केशहरू झर्नेछन्।

18 त्यस बेला परमप्रभुले तिमीहरूको घमण्डको सबै थोक, सुन्दर कल्लीहरू, सूर्य र चन्द्रमा जस्तै देखिने कण्ठहार लैजानु हुनेछ।

19 कुण्डलहरू, चुराहरू, घुम्टोहरू,

20 दोपट्टाहरू, पायलहरू, पटुका, कल्ली, अतरका बोटलहरू अनि जन्तरहरू,

21 छाप औठीहरू र नाकका मुन्दी,

22 दामी पोषाकहरू, टोपीहरू शालहरू र थैलीहरू,

23 एनाहरू, मलमलका पोषाकहरू, फेटाहरू, र लामा शलहरू।

24 ती स्त्रीहरूले अरु सगन्धको सट्टामा दुर्गन्ध पाउनेछन्। अहिले तिनीहरूले पटुका बाँधेकाछन् तर त्यस समयमा तिनीहरूले डोरी बाँध्ने छन्। अहिले तिनीहरूको केश सुहाउदो पारेर बाटोकाछन् तर त्यस समयमा केश खौर एउटा केश सम्म टाउकोमा हुनेछन्। अहिले तिनीहरूसँग आर्कषक पहिरन छ तर त्यस समयमा तिनीहरूले शोक मनाउने पहिरन लाउनेछन्। अहिले तिनीहरूका अनुहारमा सुन्दर चिन्हहरू छन्। तर त्यस समयमा त्यहाँ अर्कै दागहरू हुनेछन्। ती दागहरू डामेका दागहरू हुनेछन्।

25 त्यतिबेला, तिमीहरूका पुरूष जातिहरू तरवारहरूद्वारा मारिनेछन्। तिमीहरूका वीरहरू युद्धमा मर्ने छन्।

26 त्यहाँ स्वाई र उदासीनता छाउनेछ। शहरको प्रवेशद्वारको सभाहरूमा स्नु पर्दछ। यस्शलेम चोरहरू र डाकूहरूबाट सबै थोकहरू लुटिएर खाली हात बसेकी स्त्री जस्तै हुनेछे। उसले त्यस बेला भईमा बसेर विलाप गर्छे।

4

1 त्यतिबेला, सातजना स्त्रीहरूले एकजना पुरुषलाई समात्रे छन्। तिनीहरूले भन्ने छन्, “हामी खानलाई आफ्नै रोटी बनाउने छौ। अनि लगाउनलाई आफ्नै लुगा बनाउने छौ। हामी यी सम्पूर्ण कुराहरू आफ्नै निम्ति गरिरहेका छौ यदि तिमी हामीहरूसँग विवाह गर्छौ भने तिम्रो नाउँ जान्न पाउँ। दया गरेर, हाम्रा अपमान हटाई देऊ।”

2 त्यस समयमा, परमप्रभुको हाँगो (यहदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उजिएका वस्तुहरू देखेर गवित हुनेछन्।

3 त्यतिबेला अझ सियोन र यस्शलेममा बसिरहेका मानिसहरू सबैले पवित्र मानिसहरू भनी मान्नेछन्। यी नाउँहरू खास सचीमा दर्ता भएका मानिसहरूका निम्ति हुनेछ; सचीमा दर्ता भएका मानिसलाई सधैं बसे अनुमति दिइनेछ।

4 परमप्रभुले सियोनका स्त्रीहरूको रगत धोई दिनुहुनेछ। परमप्रभुले यस्शलेमबाट सबै रगत धोई पखाली* दिनुहुनेछ। परमेश्वरले न्यायिक स्वभाव प्रयोग गरी निष्पक्ष न्याय गर्नुहुनेछ। अनि उहाँको अन्तिम स्वभावले सम्पूर्ण कुराहरू शुद्ध पार्नु हुनेछ।

5 तब परमप्रभुले प्रमाण गर्नुहुनेछ कि उहाँ आफ्ना मानिसहरूसँगै हुनुहुन्छ। परमेश्वरले दिनभरि धुवौंले भरिएको बादल बनाउनु हुनेछ। अनि रातभरि बल्दै गरेको आगोको ज्वाला उज्ज्वल बनाउनु हुनेछ। यी प्रमाणहरू सियोन पर्वतमाथि प्रत्येकमा अनि तिनीहरूको सबै सभाहरूमाथि हुनेछन्। प्रत्येकमाथि सुरक्षाको घेरा हुनेछ।

6 यो सुरक्षाको ठाउँ हुनेछ। त्यस व्यवस्थाले मानिसहरूलाई घामको तापबाट जोगाउने छ। त्यो व्यवस्थाले प्रत्येक बाढी र वर्षाबाट मानिसहरूलाई लुकाउने ठाउँ हुनेछ।

5

इस्राएल, परमेश्वरको दाख बारी हो

1 अब, म मेरा साथीहरूकालागि गीत गाउनेछु। यो गीत उनीहरूका दाख बारीको विषयमा छ।

मेरा मित्रको अत्यन्त समृद्ध

दाखबारी थियो।

2 मेरा मित्रले खेत खने अनि सफा पारे।

उनले त्यहाँ राम्रो अङ्गुरको बोट रोपे।

उनले खेतको माझमा एउटा मचान

अनि एउटा कोल निर्माण गरे।

तब उनले त्यहाँ अङ्गुरको राम्रो फसलको आशा गरे।

तर त्यहाँ नराम्रा अङ्गुरहरू मात्र फल्यो।

3 यसकारण परमेश्वरले भन्नुभयो: “यस्शलेममा बसे मानिसहरू अनि यहदाका मानिसहरू,

म अनि मेरो दाखबारीको विषयमा सोच।

4 मेरो दाखबारीकोलागि म अझ के गर्न सक्थेँ र?

मैले सबै कुरा गरे।

मैले असल दाखको उब्जनी हुन्छ भन्ने आशा गरेको थिएँ

तर त्यहाँ सबै नराम्रा उब्जाऊ भयो

किन त्यस्तो भयो?

5 “अब म तिमीहरूलाई भन्नेछु,

म मेरो अङ्गुरको बगैचालाई के गर्नेछु।

म सबै बारहरू उखल्नेछु।

अनि तिनीहरूलाई जलाउनेछु।

म ढुङ्गाका पर्खालहरू भत्काउने छु

अनि ती ढुङ्गाहरूमाथि हिँड्नेछु।

6 म मेरो दाखबारीलाई रिक्तो मैदान पारिदिनेछु।

कसैले पनि बिस्वाहरूको ख्याल गर्ने छैन।

कसैले पनि खेतमा काम गर्ने छैन।

त्यहाँ बेकामको झार-काँडाहरू मात्र उम्रनेछन्।

म बादललाई पृथ्वीमा पानी नपार भनेर आज्ञा दिनेछु।”

7 सेनाहरूका परमप्रभुमा भएको दाखबारी इस्राएल घरानाका सम्पत्ति हो। अनि दाखको हाँगा-बिस्बालाई परमप्रभुले प्रेम गर्नुहुन्छ-त्यो यहदाको मानिस हो।

परमप्रभुले न्यायको आशा गर्नुभयो,

तर त्यहाँ हत्याहरू मात्र भए।

परमप्रभुले धार्मिकताको आशा गर्नुभयो,

* 4:4: रगत धोई पखाली नारी जातीको मासिक रजस्वला भए पश्चात् मनाइने एक दिन। त्यसपछि मात्र लोभे स्वाधी सँग बस्न वा शारीरिक सम्बन्ध राख्नसक्छन्।

तर त्यहाँ नाराजा व्यवहार भएका मानिसहरूबाट कोलाहल मात्र थियो।

8 तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कही कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले जब तिमीहरूलाई दण्ड दिनुहुनेछ तब तिमीहरूलाई एकलो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ।

9 सेनाहरूका परमप्रभुले मलाई भन्नुभयो र मैले सुने, “अब त्यहाँ धेरै घरहरू छन्। तर म प्रतिज्ञा गर्छु कि ती सबै घरहरू ध्वंश हुनेछन्। त्यहाँ सुन्दर र ठूला-ठूला घरहरू होलान् तर सबै रिता हुनेछन्।

10 त्यसबेला दश बीघा जमिनबाट अलिकति मात्र दाखरस बनिने छ। अनि धेरै बोरा बीउहरूबाट अलिकति मात्र अन्न उब्जनेछ।”

11 तिमीहरू बिहानै उठ्ने छौ र पिउनलाई मघ खोज्ने छौ। दाखरस लिएर मातेकोले गर्दा तिमीहरू राती अबेर सम्म जागा रहन्छौ।

12 तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैजडी, सारङ्गी, बाँसुरी र मघ लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अशुभ हुनेछ।

13 परमप्रभु भन्नुहुन्छ, “मेरा मानिसहरू पक्राउ पर्नेछन अनि लगिनेछन किन? किनभने तिनीहरूले मलाई राम्ररी चिनेनन्। अहिले इस्राएलमा भएका कतिपय मानिसहरू मुख्य छन्। तिनीहरू आफ्ना विलासी जीवनमा सुखी छन्। तर ती सबै महान मानिसहरूलाई भोक प्यासले अत्यन्त सताइनेछन्।

14 तब तिनीहरू मर्नेछन् र पातालमा जानेछन् सियोलले, तिनीहरूले धेरै-धेरै मानिसहरू भेट्नेछ। चिहानले आफ्नो ठूलो मुख उघारेर बसेको छ। अनि सबै मानिस सियोल भित्र जानेछन्।”

15 ती मानिसहरू नम्र हुनेछन्। ती ठूला मानिसहरूले शिर झुकाउनेछन् अनि भुईँतिर हेर्नेछन्।

16 सेनाहरूका परमप्रभुले निष्पक्ष न्याय गर्नु हुनेछ, र मानिसहरूले उहाँ कति महान हुनुहुन्छ भनेर थाहा पाउने छन्। पवित्र परमेश्वरले जुन सही कुराहरू छन् त्यही काम गर्नुहुनेछ, र मानिसहरूले उहाँलाई सम्मान गर्नेछन्।

17 परमेश्वरले इस्राएलका मानिसहरूलाई देश छोडेर जान वाध्य पार्नुहुनेछ; त्यो स्थान खाली हुनेछ। भेडाहरू जहाँ इच्छा लाग्दछ त्यही गएर बस्ने छन्। त्यसका पाठाहरू त्यही ठाँउमा चर्ने छन् जुन ठाउँमा एकपल्ट धनी मानिसहरू थिए।

18 ती मानिसहरूलाई हेर! तिनीहरूले आफ्ना दोष र पापहरू आफ्ना पछाडी त्यसरी तान्दछन् जसरी मानिसहरूले हातेगाडी र डोरीहरू तान्दछन्।

19 ती मानिसहरूले भन्दछन्, “हामी परमप्रभुलाई कामना गर्दछौ कि उहाँले चाहनु भएका कुराहरू चिँडि नै गर्स्न। तब हामी जान्नेछौ के घटना घट्छ। हामी कामना गर्छौ परमप्रभुको योजना चिँडि नै पुरा हुन्छ होला। तब मात्र हामी जान्दछौ उहाँको योजना के हो।”

20 हाय! भन्छौ नराम्रो वस्तुहरू राम्रो हुन अनि राम्रो वस्तुहरू नराम्रो हुन। तिनीहरू सोचछन आँध्यारो उज्यालो हो अनि उज्यालो आँध्यारो हो। तिनीहरू सोचछन् मीठो तीतो हो अनि तीतो मीठो हो।

21 तिनीहरू हामी चत्रु छौ भनी सम्झन्दछन्। तिनीहरू आफूलाई बुद्धिमान ठान्दछन्।

22 ती मानिसहरू दाखरस पिउनमा प्रसिद्ध छन्। तिनीहरू मघ मिसाउनमा सिपालु छन्।

23 अनि तिमीहरूले त्यस्ता मानिसहरूलाई पैसा दियो भने उनीहरूले अपराधीलाई क्षमा दिनेछन्। तर तिनीहरूले असल मानिसहरूलाई न्याय गर्न अनुमति दिदैनन्।

24 तिमीहरूमाथि नाराजा घटनाहरू घट्नेवाला छ। तिनीहरूका भावी सन्तानहरू पराल र पातहरू आगोले जले जस्तो पूर्णरूपले ध्वंस हुनेछन्। तिनीहरूका भावी सन्तानहरू जैसित मर्नेछन् र धूलो हुनेछन्। तिनीहरूका भावी सन्तानहरू आगोले फूल जलाएर ध्वस्त गरे जस्तो नष्ट हुनेछन् औ खरानी हावामा उडेर जानेछ।

ती मानिसहरूले सेनाहरूका परमप्रभुको व्यवस्थालाई पालन गर्न अस्वीकार गर्नेछन्। ती मानिसहरूले इस्राएलका परमपवित्रको सुसमचारलाई निन्दा गरे।

25 यसैले परमप्रभु आफ्ना मानिसहरूसित एकदमै क्रोधित हुनुभएको छ। अनि परमप्रभुले आफ्ना हातहरू उचाउल्नु हुनेछ, अनि तिनीहरूलाई दण्ड दिनु हुनेछ। उहाँ यति क्रोधित हुनु हुनेछ कि पर्वतहरू सम्म काम्नेछन्। मेरका लाशहरू गारेटोहरूमा फोहर मैलो जस्तै हुनेछन्। तब पनि परमेश्वर क्रोधित रहनुहुनेछ। उहाँका हातहरू अझै मानिसहरूलाई दण्ड दिन उचालिएकै हुनेछन्।

इस्राएलका मानिसहरू परमप्रभुबाट दण्डिन्त

26 हेर! परमेश्वरले पृथ्वीका सबै जातिहरूलाई चिन्ह दिइरहनु भएको छ। परमेश्वरले झण्डा उठाइरहनु भएको छ साथै ती टाढा-टाढाका मानिसहरूलाई बोलाउनलाई सुसेली मार्नु हुँदछ।

शत्रुहरू टाढा-टाढा ठाउँबाट आइरहेकोछन्। शत्रु छिट्टै देशभित्र पसेछ। तिनीहरू छिट्टै-छिट्टै हिंडिरहेका छन्।

27 तिनीहरू कहिल्यै थाक्दैनन् अनि ध्वंस हुँदैनन्। तिनीहरू न त मन्द हुनेछन न सुत्नेछन्। तिनीहरूको पटुका कहिल्यै खुकुलो हुनेछैन। तिनीहरूको जुताको तुना कहिल्यै चुडिँदैन।

28 शत्रुको काँडहरू तीखा-तीखा छन्। तिनीहरूको सबै धनुहरू हिकाँउनलाई तयार छन्। षोडाका खुट्टाहरू दुङ्गाहरू जतिकै कडा छन्। तिनीहरूका रथका चक्काहरू आँधीबिरी जस्तै उड्नेछन्।

29 शत्रु चिच्याउँछन्, अनि तिनीहरूका चिच्याहट सिंहको गर्जन जस्तै हुनेछ। शत्रुहरू गर्जन्छन र तिनीहरूसित लाडने मानिसहरूलाई पक्रन्छन्। मानिसहरू तिनीहरूबाट बाँचन संघर्ष गर्छन्। तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि हुँदैन।

30 यसकारण, सिंह समुद्रका छालहरू जस्तै गर्जनेछ। समातिएका मानिसहरू भुईँतिर हेर्ने गर्दछन तब त्यहाँ अन्धकार मात्र हुनेछ। सम्पूर्ण प्रकाश बाक्लो कालो बादल जस्तो हुनेछ।

6

परमेश्वरले यशैयालाई अगमवक्ता भनी डाक्नुभयो

1 राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आश्चर्यचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मान्दिर भरिएको थियो।

2 सराफ स्वर्गादतहरू परमप्रभुको चौरतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गादतका छ-छवटा पखेटाहरू थिए। ती स्वर्गादतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेटाहरू तिनीहरूको खुट्टाहरू छोपनालाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेटाहरू उड्नलाई प्रयोग गरेका थिए।

- 3 प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।”
- 4 स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो। तिनीहरूका आवाजले वरिपरिका दैलोक संधारहरू हल्लिए। तब मन्दिर धुवौंले भरिन थाल्यो।
- 5 म भयभीत भएँ। मैले भनें, “अहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसंग बोल्नलाई त्यतिको पवित्र छैन। अनि म त्यस्तै अधर्मी मानिसहरू मात्र बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”
- 6 वेदीमा आगो थियो सराप स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफनो हातमा राखेर मकहाँ ल्याए।
- 7 सराप स्वर्गदूतले तातो कोइलाले मेरो ओठहरू छोए। तब उनले भने, “हेर, यस तातो कोइलाले तिम्रो ओठहरू छोएपछि तिमीले जो गरेका थियो ती सबै हराए। अब तिमी पाप मुक्त भयो।”
- 8 त्यसपछि मैले मेरो परमप्रभुको आवाज सुनें। परमप्रभुले भन्नुभयो, “म कसलाई पठाउन सक्छु? हाम्रा निम्तिको जाने?”
- 9 यसकारण मैले भने, “म यहाँ छु। मलाई पठाउनुहोस।”
- 10 तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊ: ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’”
- 11 मानिसहरूलाई अल्पलाऊ। मानिसहरूलाई तिनीहरूले सुनेका र देखेका कुराहरू नबुझे तरिकाले बताऊ। यदि तिमीले त्यसो गरेनौ भने, मानिसहरूले देखेका र आफना कानले सुनेका कुराहरू मनमा बुझ्न सक्नेछन्। यदि तिनीहरूले बुझे भने मकहाँ फर्केर आउन सक्छन् र तिनीहरूले पाप माफ हुनेछ।”
- 12 तब मैले सोधें, “हे मेरा मालिक, कहिले सम्म मैले त्यसो गर्नु पर्छ?”
- परमप्रभुले भन्नुभयो, “यो त्यति बेला सम्म गर्नु जब सम्म शहरहरू ध्वंश हुँदैनन् र मानिसहरूले छोडेर जाँदैनन्। यो त्यति बेला सम्म गर्नु जतिबेला सम्म घरहरूमा मानिसहरू जीवित रहन्छन्। जबसम्म यो देश ध्वंस भएर खाली छोडिदैन तबसम्म तिमीले मैले भने जस्तो गर्नु।”
- 13 परमप्रभुले मानिसहरूलाई टाढा जाने बनाउनु भयो। भूमिमा विस्तृत क्षेत्रहरू खाली हुनेछ।
- 14 एक दशश मानिसहरूलाई मात्र त्यस भूमिमा बस्ने अनुमति दिइनेछ। ती मानिसहरू ध्वंस गरिनु पर्ने भए तापनि परमप्रभुमा फर्कनेछन्। ती मानिसहरू फलौटका रूख झैं हुनेछन्। जब रूख काटेर ढालिन्छ त्यसको ठुटो रहनेछ। यो ठुटो विशेष वंशज नै त्यसको ठुटो हो।

7

आरामसंग संकट

- 1 योतामाको छोरो आहाज थिए। योताम उज्जियहको छोरो थिए। रसीन अरामका राजा थिए। रमल्याहको छोरो पेकह* इम्राएलका राजा थिए। आहाज यहदाका राजा भएको बेलामा, रसीन र पेकह यरूशलेम विरुद्ध लडाईं लड्नु गए। तर तिनीहरू त्यस शहरलाई परास्त गर्न सक्न भएनन्।
- 2 दाऊदको परिवारलाई एक समाचार भनियो। समाचार यस्तो थियो, “आरामको सैन्य र एषैमको सैन्य आपसमा सम्मिलित भए। दुवै सैन्यहरूले मिलेर शिविर बसाले।”
- जब राजा आहाजले त्यस्तो समाचार सुने, उनी स्वयं र उनका मानिसहरू अत्यन्त डराए। तिनीहरू हावा जोडले लाग्दा वनका रूखहरू हल्लिए जस्तो थर्थे।
- 3 तब परमप्रभुले यशैयालाई भन्नुभयो, “तिमी अनि तिम्रो छोरो शारासबलाई आहाजकहाँ गएर कुरा गर्नुपर्छ। त्यस ठाउँमा जाऊ जहाँ माथिल्लो पोखरीमा पानी बग्छ। त्यो स्थान धोबीहरूको खेत जाने बाटोमा पर्छ।
- 4 “आहाजलाई भन, ‘होशियार होऊ तर शान्त हो! नडराऊ। ती दुइ जना मानिसहरूलाई रसीन र रमल्याहको छोरोलाई तिमीलाई भयभीत पार्न नदेऊ। ती दुइजना बल्दै गरेको लौरो जस्तै हुन। अतीतमा तिनीहरू बल्दै गरेको तातो थिए। तर अहिले तिनीहरू धुवौं मात्र भएका छन्। रामल्याहको छोरा रसीन र आराम क्रोधित भएका छन्।
- 5 तिनीहरूले तिम्रो विरुद्ध योजनाहरू तयार पारेका छन्। तिनीहरूले भने:
- 6 “हामी जाने पर्छ र यहदाको विरुद्ध लड्नु पर्छ। हामी यहदालाई हाम्रो निम्ति विभाजन गर्ने छौं। हामी ताबालको छोरोलाई यहदाको नयाँ राजा बनाउनेछौं।”
- 7 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिनीहरूका योजना सफल हुने छैन। यो हुने नै छैन।
- 8 जबसम्म रसीन दर्मीशकको शासक हुनेछन् यो कुरा हुने नै छैन। एषैम अहिले एउटा राष्ट्र हो तर 65 वर्षपछि यो राष्ट्र रहने छैन।
- 9 जबसम्म सामरिया एषैमको राजधानी अनि रमल्याहको छोरा यसको शासक रहन्छ तिनीहरूको योजना सफल हुने छैन। यदि तिमीले यो कुरा विश्वास गर्दैनौ भने तब मानिसहरूले तिमीलाई विश्वास गर्नुछैनन्।”

इमानुएल-परमेश्वर हामीसंग हुनुहुन्छ

- 10 त्यसपछि परमप्रभुले आहाजसंग भन्नुभयो।
- 11 परमप्रभुले भन्नुभयो, “यो कुरा साँच्चो हो भनी प्रमाण गर्नलाई कुनै त्यस्तो एउटा चिन्ह माँग। तिमीले आफनो इच्छा अनुसारको चिन्ह माग्न सक्छौ। त्यो चिन्ह सियोल जस्तै गहिरो, अथवा आकाश जतिकै उचाईबाट आउन सक्छ।”
- 12 तर आहाजले भने, “म प्रमाण गर्नको निम्ति कुनै चिन्ह पनि माग्ने छैन। म परमप्रभुको परीक्षा गर्नेछैन।”
- 13 तब यशैयाले भने, “हे दाऊदका धराना, ध्यानपूर्वक सुन! तिमीले मानिसहरूका धैर्यलाई जँच्यौ अनि तिम्रो लागि यो त्यस्तो प्रमुख कुरा होइन। यसैले अब तिमीले मेरो परमेश्वरको धैर्य जाँच।
- 14 तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछ:

- हेर कन्या स्त्री गर्भवती हुनेछ,
र उसले एउटा छोरो जन्माउनेछ,
उसको छोरोको नाउँ इमानुएल[†] राखिनेछ।
- 15 इमानुएलले नौनी र मह खानेछ,
राम्रो कुराहरू छान्न र नराम्रो अस्वीकार गर्न ऊ बाँच्नेछ।
- 16 तर बालक कुन राम्रो र कुन नराम्रो जान्ने हुन अघि नै,

* 7:1: रमल्याहको छोरो पेकह पेकह उत्तरी इम्राएलका राजा। † 7:14: इमानुएल यसको अर्थ “परमेश्वर हामीसंग” हो।

एप्रैम र आरामको भूमि रित्तो हुनेछ, जो सँग तिमीहरू अहिले डराइरहेका छौ।

17 “तर तिमी परमप्रभुसित डराउनु पर्छ, किनभने परमप्रभुले केही संकटको समय तिमीमाथि पार्नुहुनेछ। ती संकटहरू एप्रैम यहदाबाट छुट्टिएको समयको संकट जस्तै तिम्ना अनि तिम्ना बुबाका मानिसहरूकहाँ आउनेछन्। परमेश्वरले के गर्नु हुनेछ? परमेश्वरले अशशरका राजालाई तिमीसित लडाईं गराउन ल्याउनु हुनेछ।

18 “त्यसबेला, परमप्रभुले ‘झीगालाई’ (अहिले त्यो ‘झीगा’ मिश्रदेशको नजिको खोला हो) डाक्नु हुनेछ। अनि परमप्रभुले ‘मैरीलाई’ डाक्नु हुनेछ। (त्यो ‘मैरी’ अहिले अशशर देशलाई भनिन्छ) यी शत्रुहरू तिम्रो भूमिमा आउनेछन्।

19 ती शत्रुहरूले चट्टानी क्षेत्रहरूमा, मरुभूमिका साना साना खोलाहरू नजिक र पिउने पानी भएको ठाउँको यता उति शिबिर बनाउने छन्।

20 यहदालाई दण्ड दिनु परमप्रभुले अशशरलाई प्रयोग गर्नु हुनेछ। अशशरलाई इयालामा ल्याएर छुरा जस्तो चलाउनु हुनेछ। यो यस्तो हुनेछ मानौं परमप्रभुले यहदाको टाउकोको केश र खुट्टाका रौंहरू खोरनु हुनेछ यो यस्तो हुनेछ कि परमप्रभुले यहदाको दाही खोरनु हुनेछ।

21 “त्यसबेला, एक मानिसले एउटा कोरली र दुइवटा भेडाहरू जिउदो राख्न सक्ने मात्र हुनेछ।

22 त्यहाँ त्यतिमात्र दूध हुन्छ कि त्यस मानिसलाई थिऊ खानलाई मात्र हुनेछ। प्रत्येक मानिसले त्यो देशमा दही र मह खाने छ।

23 त्यस जमीनमा अहिले 1,000 अङ्गुरका लहराहरू छन्। प्रत्येक अङ्गुरको लहराको मूल्य 1,000 चाँदीका टुक्राहरू हो। तर ती खेतहरू झारपातहरू र काँदाहरूले छोपिनेछ।

24 त्यो जमीन जड्गल हुनेछ र त्यसको प्रयोग शिकारहरूको लागि मात्र हुनेछ।

25 एउटा समय थियो मानिसहरूले एकपल्ट परिश्रम गर्थे र त्यस पहाडबाट खाद्य उब्जाउँथे। तर त्यसबेला मानिसहरू त्यहाँ जाने छैनन्। त्यो जमीन जङ्गली झारपातहरू र काँदाहरूले ढाकिनेछ खालि गाई-गोरू र भेडाहरू मात्र ती ठाउँमा जानेछन्।”

8

अशशर चाँडै आउनेछ

1 परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो कागजको मुटा ल्याऊ अनि यी शब्दहरू लेख्नु एउटा कलम प्रयोग गर: ‘महेर-शालल हाज-बज।’ यसको अर्थ हुन्छ, ‘त्यहाँ चाँडै लुटमार चोरी हुनेछ।’”

2 मैले केही मानिसहरू जम्मा गरे जसलाई मेरा विश्वासयोग्य साक्षीहरू मान्न सकिन्छ। यी मानिसहरू येबेरक्याहाका छोरा ऊरियाह र जकर्याह पूजाहारी थिए। तिनीहरूले मलाई शब्दहरू लेख्दै गरेको देखे।

3 त्यसपछि म आमवादिनीकहाँ गएँ। उनी गर्भवती भएकी थिइन अनि उनको एउटा छोरो भयो। तब परमप्रभुले मलाई भन्नुभयो, “त्यस छोरोको नाउँ महेर-शाललहाज-बज राख।

4 किन? किनभने त्यो बालकले “माता-पिता” भन्नु अघि नै परमेश्वरले सारा धन-सम्पति खोसेर लेजानु हुनेछ साथै त्यहाँ धनाढ्य मानिसहरू जस्तै दमीशकस र सामरियाबाट लेजानु हुनेछ अनि ती चीजहरू अशशरका राजालाई सुम्पिनु हुनेछ।”

5 फेरि परमप्रभुले मलाई भन्नुभयो।

6 उहाँले भन्नुभयो, “ती मानिसहरूले शीलो पोखरीमा विस्तारै बग्ने पानीलिन मानेन। ती मानिसहरू रसीन र रमल्याहाका छोरासित खुशी छन्।”

7 तर म परमप्रभु अशशरका राजालाई तिमीहरूको विरुद्धमा ल्याउनेछ। तिनीहरू यफ्रेटिस नदीको बाढी जस्तै भयानक भएर आउनेछन्। यो यस्तो हुनेछ कि नदीमा बाढी आउँदा किनारहरू भत्काउँदै आउने उल्लेको पानी जस्तै हुनेछ।

8 त्यो पानी यहदातर्फ बग्नेछ औ यो यहदीलाई डुबाउनेछ।

इम्मानुएल, यो तिम्रो सम्पूर्ण देश डुबाउञ्जेल फैलिनेछ।

9 सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हो!

तिमीहरू परास्त हुनेछौ।

सुन टाढामा भएका सारा देशहरू!

युद्धका लागि तयार हो!

तिमीहरू सबै परास्त हुनेछौ।

10 लडाइँ गर्नका निम्ति तिम्ना योजनाहरू तयार पार!

तिम्ना योजनाहरू परास्त हुने छन्।

तिम्ना सैन्यहरूलाई हुकुम गर

तिम्ना हुकुमहरू बेकामे हुनेछन्।

किनभने परमेश्वर हामीसग हुनुहुन्छ।

यशैयाहलाई चेतावनीहरू

11 आफ्नो प्रभावपूर्ण शक्तिद्वारा परमप्रभुले मलाई भन्नुभयो। परमप्रभुले मलाई अरू मानिसहरू जस्तो नहुनु भनेर चेतावनी दिनु भयो। परमप्रभुले भन्नुभयो,

12 “प्रत्येक मानिसले भनिरहेछन्। कि अरूहरूले उहाँका विरुद्ध षडयन्त्रहरू तयार पार्दैछन्। तिमीले त्यस्ता कुराहरू विश्वास गर्नुहुँदैन। अन्य मानिसहरू डराए जस्तो भयवहक कुराहरूबाट नडराऊ! त्यस्ता कुराहरूमा तिमी नडराऊ!”

13 सेनाहरूका परमप्रभुको मात्र तिमीले डर राख्नु पर्छ। उहाँलाई मात्र तिमीले आदर गर्नु पर्छ।

14 यदि तिमीले परमप्रभुको आदर गर्थौ भने र उहाँलाई पवित्र ठान्यौ भने, उहाँले तिम्रोलागि सुरक्षा दिनुहुनेछ। तर तिमीले उहाँको आदर गरेनौ। यसैले तिमीहरूले ठेस खानेछौ। परमेश्वर चट्टान सरह हुनुभयो। उहाँ चट्टान हुनुहुन्छ जसद्वारा इसाएलका दुइ परिवारहरूले नराप्न ठेस खाए। यरूशलेमका सारा मानिसहरूलाई समात्रका लागि परमप्रभु एक पासो हुनहुन्छ।

15 (धैर्य मानिसहरू यस चट्टानमाथि झरे। ती मानिसहरू झरेर टुक्रिए। तिनीहरू पासोमा समातिए।)

16 परमप्रभुले भन्नु भयो, “करार पत्र तयार गर अनि यसलाई मोहर लगाऊ। मेरो शिक्षा बचाएर राख। मेरा चेलाहरूले हेरि रहेको बेलामा नै यसो गर।”

17 हामी परमप्रभुलाई हाम्रो सहयोगका लागि पखिनेछौं।
परमप्रभु याकुबको परिचारले गर्दा लज्जित हुनु भयो।
उहाँले तिनीहरूलाई भेदने इच्छा त्यागनु भयो तर म परमप्रभुलाई पखिनेछु,
उहाँले हामीलाई बचाउनु हुनेछ।

18 म र मेरा छोरा-छोरीहरूले सही छाप गर्थौं र इस्राएलका मानिसहरूका लागि प्रमाण गर्थौं। हामीलाई सेनाहरूका परमप्रभुले पठाउनु भएको हो!
ती परमप्रभु जो सियोन पर्वतमा बस्युहुन्छ।

19 कतिपय मानिसहरू भन्छन्, “भूतप्रेत खेलाउने अनि जादूगरहरूलाई के गर्नु पर्ने?” ती भूतप्रेत खेलाउने र जादूगरहरूले कानेखुसी गरी उनीहरूले मात्र मानिसहरू समक्ष गुप्त कुराहरू जानेको भन्नान। तर म तिमीलाई भन्छु कि मानिसहरूले परमप्रभुको आज्ञा मान्नु नै पर्छ! ती भूतप्रेत खेलाउने र जादूगरहरूले मुर्दालाई के गर्नु पर्ने भनेर सोध्छ। किन जीवित मानिसहरूले मुर्दाहरूबाट केही मान्नु पर्छ?

20 तिमीले शिक्षा र करार अनुसरण गर्ने पर्छ। यदि तिमी आज्ञाहरू अनुसरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। ती आज्ञाहरूको कुनै मूल्य छैन। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ।

21 यदि तिमीहरूले त्यस्ता भूल आज्ञाहरू अनुसरण गर्थौ भने यस देशमा संकष्ट र अनिकाल आई पर्नेछ। मानिसहरू भोकै हुनेछन्। त्यसपछि तिनीहरू गर्जने सिंहजै क्रोधित हुनेछन् र आफ्नै राजा र देवताहरूको विरुद्धमा अपमान गर्दै कुरा गर्नेछन्।

22 यदि तिमीहरूले आफ्नै देशको वरिपरि हेर्नु भने तिनीहरूले संकष्ट र उदासपूर्ण अन्धकार मात्र देख्नेछौ—त्यसता अन्धकारमय नैराश्यले गर्दा। आफ्नो देश त्यागेर जान वाध्य हुनेछौ। अनि जो मानिसहरू त्यस्तो अन्धकारमय पासोमा पर्छन तिनीहरू आफूलाई स्वतन्त्र पनि योग्यका सम्म बन्दैनन्।

9

एक नयाँ दिन आइरहेछ

1 पहिला मानिसहरूले सोचे जबलून र नमालीको कुनै महत्व थिएन। तर पछि परमेश्वरले ती तीन जग्गाहरूलाई महिमामय बनाउनु हुनेछ। ती तीन जग्गाहरू हुन: समुद्रको बाटो, यर्दन नदीको पूर्वमा भएको जग्गा र गालीलका गैर-यहूदीहरू।

2 ती मानिसहरू अन्धकारमय संसारमा बाँचेका थिए। तर तिनीहरूले “दिव्य ज्योति” देखेछन्। तिनीहरू अँध्यारोमा बसेका थिए, तर दिव्य ज्योति तिनीहरूमाथि चम्किनेछ।

3 परमेश्वर, तपाईंके कारणले गर्दा ती जातिहरूको वृद्धि हुने भयो। तपाईंले मानिसहरूलाई खुशी पार्नु भयो। अनि मानिसहरूले आफ्ना खुशीहरू तपाईंलाई देखाए। खेतमा बाली काट्ने बेलाको झै त्यो खुशी रमाइलो हुनेछ। त्यो खुशी युद्धमा जितेर आ-आफ्नो भाग बाँड्ने बेलाको आनन्द झै हुनेछ,

4 किन? किनभने तिमीहरूले गर्हुँ भार लगेर गयो। मानिसहरूका ढाडका गर्हुँ भारी तिमीहरूले हटाएर लगीदियो। मानिसहरूलाई दण्ड दिने फलामको डन्डा भाँचेर फालिदियो। यो तिमीहरूले मिधानलाई पराजय गरेको बेला जस्तै हुनेछ।

5 युद्धमा चल्ने प्रत्येक सैनिकले लगाएको जुता ध्वंस गराइनेछ। पोशाकमा लागेका रगतको प्रत्येक दाग मेटाइनेछ। ती सबै चीजहरू आगोमा भस्म हुनेछन्।

6 कुनै विशेष बालक जन्मदा त्यस्तो घटना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।”

7 उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उक्त प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।

परमेश्वरले इस्राएललाई दण्ड दिनुहुने छ।

8 मेरा मालिकले याकुबका मानिसहरूका विरुद्ध आज्ञा दिनुभयो। इस्राएलको विरुद्धमा दिनुभएको त्यो आज्ञा पालन हुनेछ।

9 एरामका मानिसहरू, सामरियाका अगुवाहरू सम्मलाई, परमेश्वरले दण्ड दिनुहुनेछ भन्ने कुरा थाहा छ।

ती मानिसहरू अहिले एकदम अहंकारी र घमण्डी छन्। तिनीहरू भन्दछन्,

10 “ती ईटाहरू झन सक्छन्, तर हामी फेरि निर्माण गर्नेछौ। अनि हामी पक्का ढुङ्गाले निर्माण गर्नेछौ। यो मसिना रूखहरू काटेर ढाल्न सकिन्छ। तर हामी नयाँ रूखहरू रोप्ने छौ!”

11 यसकारण इस्राएलका विरुद्ध लडाइँ गर्ने मानिसहरू परमप्रभुले पाउनु हुनेछ। परमप्रभुले रसीनका शत्रुहरू तिनीहरूको विरुद्ध उठाउँनु हुनेछ।

12 परमप्रभुले पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिशतीहरू ल्याउनु हुनेछ। ती शत्रुहरूले आफ्ना सैन्य शक्तिहरूबाट इस्राएललाई पराजित पार्ने छन्। तर परमप्रभु इस्राएलप्रति रिसासहेकै हुनुहुनेछ। परमप्रभु मानिसहरूलाई दण्ड दिनलाई तयार हुनुहुन्छ।

13 परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुनेछ, तर तिनीहरू पाप गर्न रोकिने छैनन्। पाप गरिने रहनेछन्। तिनीहरू उहाँ प्रति फर्किने छैनन्। तिनीहरूले सेनाहरूका परमप्रभुलाई पछ्याउने छैनन्।

14 तब परमप्रभुले इस्राएलको टाउको र पुच्छर काटी फालिदिनु हुनेछ। परमप्रभुले मुख्य फेद र हाँगाहरू काटेर फालिदिनु हुनेछ।

15 यहाँ टाउको भन्नाले बुढा-प्रधानहरू एवं प्रमुख अगुवाहरू बुझिन्छ। पुच्छरको तात्पर्य अगमवक्ताहरू जो झूट बोल्दछन्।

16 जुन मानिसहरूले अगुवाई गरे तिनीहरूले गल्ती बाटो डोर्याए। अनि तिनीहरूलाई पछ्याउनेहरू नष्ट हुने छन्।

17 सम्पूर्ण मानिसहरू लुप्तछन्। यसैले युवावर्गसंग परमप्रभु प्रसन्न हुनुहुन्छ। अनि तिनीहरूका विधवाहरू र दुहरा-दुहरीहरूप्रति परमप्रभु दया दर्शाउनु हुन्छ। किन? किनभने सारा मानिसहरू दुष्ट र पापी छन्। तिनीहरू परमेश्वरकै विरुद्ध काम गर्छन्। तिनीहरू झूट बोल्छन् यसैले परमेश्वर ती मानिसहरूसंग रिसाएको रहेकै हुनुहुन्छ।

परमेश्वर ती मानिसहरूलाई दण्ड दिनलाई अहिले पनि तयार नै हुनुहुन्छ।

18 दुष्टता सानो आगो जस्तै हो। प्रथम, त्यसले सिउँडी र काँढाहरू जलाउँछ। अर्कोपल्ट, त्यसले वनका विस्तृत घाँस र झाडीहरू जलाएर सखाप पार्दछ। अनि अन्तिममा यो भयंकर दलो आगो हुन्छ र प्रत्येक कुरा ध्वंसमा परिणत हुन्छ।

19 सेनाहरूका परमप्रभु क्रोधित हुनुहुन्छ, यसैले सारा जमीन आगोमा जलेर भस्म हुनेछ। सारा मानिसहरू त्यस आगोमा जलेर खरानी हुनेछन्। कसैले पनि आफ्नो दाज्यू-भाइलाई बचाउने प्रयास गर्न सक्दैनन्।

- 20 मानिसहरूले दाहिनेपट्टि समाउनेछन्, तर त्यसले तिनीहरूको भोक तृप्त गर्नेछैन। तिनीहरूले देखेपट्टि भएको केहि खानेछन् तर तृप्ति छुनेछैनन्। तब सबैतिर फर्केर मानिसहरूले आफ्नै शरीर खानेछन्।
- 21 (यसको तात्पर्य, मनश्शे एप्रैमको विरुद्ध लड्ने छ र एप्रैम मनश्शेको विरुद्ध लड्ने छ। अनि तिनीहरू दुवै यहादको विरुद्ध फर्किने छन्।) परमप्रभु अझ सम्म इझाएल सगैँ रिसाउनु भएको छ। परमप्रभु तिनीहरूलाई दण्ड दिन अझ पनि तयार नै हुनुहुन्छ।

10

- 1 कानून बनाउनेहरूलाई हेर। तिनीहरू कुटिल कानूनहरू लेख्छन्। कानूनहरूले अन्यायपूर्ण फैसला दिन्छन्।
- 2 ती कानूनका ठेकेदारहरू गरीब जनता प्रति निष्पक्ष छैनन्। तिनीहरूले ती गरीब मानिसहरूका अधिकारहरू खोसेर लगे। विधवाहरू र टुहुरा-टुहुरीहरूको सम्पतिहरू चोर्ने अनुमति मानिसहरूलाई दिए।
- 3 कानून बनाउनेहरू हो! तिमीहरूले गरेका प्रत्येक कुराको लेख दिनु पर्नेछ। त्यसबेला तिमीहरू के गर्नेछौ? तिमीहरूको विनाशको समय सुदूर देशबाट आइरहेछ। कहाँ भागेर सहयोग माग्ने छौ? तिमीहरूका रूपिया-पैसा र धनले तिमीहरूलाई मद्दत दिने छैन।
- 4 तिमीहरूले केटी सरह शिर निहुराएर रहनुपर्ने छ। तिमीहरू मृत मानिस जस्तो ढल्नेछौ। तर साथ पाउने छैनौ। परमेश्वर अझ पनि क्रोधित नै हुनुहुन्छ। उहाँ तिमीहरूलाई दण्ड दिनलाई अझ पनि तत्पर रहनुहुन्छ।
- 5 परमेश्वरले भन्नु हुन्छ, "म लाटो जस्तो अश्ररलाई प्रयोग गर्नेछु। क्रोधमा, इझाएललाई दण्ड दिनलाई म अश्ररलाई प्रयोग गर्ने छु।
- 6 म ती दृष्ट काम गर्नेहरूका विरुद्ध लडाइँ गर्न अश्ररलाई पठाउनेछु। म ती मानिसहरूप्रति क्रोधित छु, अनि म अश्ररलाई तिमीहरू विरुद्ध लडाइँ लड्न आज्ञा गर्नेछु। अश्ररले तिनीहरूलाई पराजित गर्नेछ र तिनीहरूको धन-सम्पति खोसेर लैजाने छ। अश्ररका निम्ति इझाएल कुल्चिने मैला-हिलो भएको ठाउँ हुनेछ।
- 7 "मैले उसलाई प्रयोग गरिरहेको छु भनेर अश्ररले बुझ्दैनन्। अश्ररले ऊ आफू मेरो एक कटपुतली हो भन्ने बुझ्दैनन्। अश्रर अन्य मानिसहरूलाई नाश गर्न मात्र चाहन्छ। अश्ररले अन्य जातिहरूलाई ध्वंस गर्ने योजना मात्र गर्दछ।
- 8 अश्ररले आफू स्वयंलाई भन्दछ, "मेरा सारा अगुवाहरू राजाहरू जस्ता हुन्!
- 9 कल्लो शहर कर्कमीश शहर जस्तो हो। अनि अर्पाद हमात शहर जस्तो हो। सामरिया शहर दमीशक शहर जस्तो हो।
- 10 मैले ती अमिष्ट राज्यहरूलाई पराजित गरे अनि अहिले तिनीहरूलाई आफ्नो नियन्त्रणमा राखेको छु। ती मानिसहरूले पूजे मूर्तिहरू यस्शलेम र सामरियाका मूर्तिहरू भन्दा अति उत्तम खालका छन्।
- 11 मैले सामरिया र त्यसका मूर्तिहरूलाई पराजित गरे। के म यस्शलेम अनि त्यहाँका मानिसहरूले बनाएका मूर्तिहरूलाई पराजित नारौं?" "
- 12 मेरो मालिकले यस्शलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्ररलाई दण्ड दिनु हुनेछ। अश्ररका राजा एकदम अंहकारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्थे। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।
- 13 अश्ररका राजाले भन्छन्, "म मात्र जानी छु। मेरो आफ्नै विवेक र शक्तिद्वारा धेरै कुराहरू गरे। मैले धेरै जातिहरूलाई पराजित गरे। मैले तिनीहरूका सम्पत्ति खोसे। अनि तिनीहरूका मानिसहरूलाई दास बनाएँ। म एकदम शक्तिशाली मानिस हुँ।
- 14 मेरा आफ्नै हातहरूले ती मानिसहरूका धन सम्पतिहरू लगेको छु जसरी एक मानिसले चराको गुँडबाट अण्डाहरू लैजान्छ। चराले प्रायः आफ्नो गुँड र अण्डाहरू छोड्छ। अनि त्यसलाई रक्षा गर्न कोही पनि हुँदैन। त्यहाँ कुनै पनि चराले कराउँदै आफ्ना पखेटाहरू अथवा चूँ-चूँ गर्दै लडाइँ गर्न सक्तैन। यसैकारण मानिसहरूले अण्डाहरू लाने गर्छन्। त्यस्तै प्रकारले पृथ्वीमा त्यस्तो कुनै मानिस छैन जसले मलाई मानिसहरू लैजानेदेखि रोक्न सक्छ।"
- 15 मानिस भन्दा बच्चो राम्रो होइन जसले बच्चोले काट्ने काम गर्छ। मानिस भन्दा आरी राम्रो होइन जसले आरीद्वारा चिर्ने काम गर्छ। अनि मानिस भन्दा लौरो धेरै शक्तिशाली होइन जसले कसैलाई दण्ड दिन यसलाई प्रयोग गर्छ।
- 16 सेनाहरूका परमप्रभुले अश्ररका योद्धाहरूको विरोधमा डरलाग्दो रोग पठाउनु हुनेछ। तब अश्ररको गौरव नाश अनि विलीन हुनेछ। प्रत्येक वस्तु खराती नहुञ्जेलसम्म आगो जस्तै बलि रहनेछ।
- 17 इझाएलको ज्योति त्यस्तै एक आगो हो। त्यही परमपवित्र मात्र आगोका ज्वाला स्वरूप हुनुहुन्छ। उहाँ आगो जस्तै हुनुहुन्छ जसले पहिले सिउँडीहरू र काँढाहरू जलाउँछ।
- 18 तब आगो टुलो हुन्छ, टूला-टूला रूखहरू अनि टूला अश्ररका बोटहरूलाई खरातीमा परिणत गर्छ। अन्तमा प्रत्येक वस्तु यस प्रकारले नाश हुन्छ कि त्यहाँ एक जना मानिस रहने छैन। अश्रर यस प्रकारले डडेको मुडा जस्तै नष्ट हुनेछ।
- 19 त्यहाँ बनामा केही रूखहरू मात्र छोडिनेछ। ती छोडिएका रूखहरू नानीहरूले पनि ती गनेर लेख्न सक्छन्।
- 20 त्यस बेला, इझाएलमा छाडिएर बसेका याकूब परिवारका मानिसहरूले, जसले तिनीहरूलाई कुट्टदछन् त्यस मानिसमा नै आफूलाई आश्रित पारी राख्ने छैनन्। तिनीहरूले साँचो रूपमा इझाएलका परम-पवित्र अर्थात परमप्रभु परमेश्वरमाथि आश्रय हुने कुरा सिक्दछन्।
- 21 याकूबको परिवारमा छाडिएका मानिसहरूले शक्तिशाली परमेश्वरलाई फेरि पछ्याउने छन्।
- 22 तिम्रा मानिसहरू एकदम ज्यादा संख्यामा छन्। तिनीहरू समुद्रका बालुवाहरू जस्ता छन्। तर परमप्रभुमा फर्कनलाई ती मध्ये कतिपय मानिसहरू मात्र छोडिनेछन् तर पहिले तिम्रो देश ध्वंस हुनेछ। अनि धर्तीमा सद्गुण आउनेछ; यो प्रायद्वेषण वहने नदी जस्तो हुनेछ।
- 23 मेरा मालिक, सेनाहरूका परमप्रभुले घोषणा गर्नु भएकोछ कि उहाँले निश्चय नै यस पृथ्वीलाई ध्वंस पार्नुहुनेछ।
- 24 मेरो मालिक, सेनाहरूका परमप्रभु भन्नुहुन्छ, "हे सियोनमा बसे मेरा मानिसहरू अश्ररदेखि नडराऊ! जसरी मिश्रले तिमीहरूलाई पहिले प्रहार गरेका थियो त्यसरी नै अश्ररले पनि प्रहार गर्नेछ। मानौँ अश्ररले प्रहार गर्नलाई कुनै ढण्डाको प्रयोग गर्दछ।
- 25 तर केही समयभित्र नै मेरो क्रोध शान्त हुनेछ। अश्ररले तिमीहरूलाई सोचे जति दण्ड दिएकोमा म सन्तुष्ट हुनेछु।"
- 26 त्यसपछि सेनाहरूका परमप्रभुले अश्ररलाई कोराले पिट्नु हुनेछ। पहिले परमप्रभुले ओरेब चट्टानमा मिश्रलाई पराजित गर्नु भएको थियो, यस्तै प्रकारले परमप्रभुले अश्ररमाथि आक्रमण गर्नुहुनेछ। पहिले परमप्रभुले मिश्रलाई दण्ड दिनु भएको थियो उहाँले समुद्रमाथिबाट ढण्डा उठाउनु भएको थियो अनि आफ्ना मानिसहरूलाई मिश्रबाट डोर्थाएर लैजानु भएको थियो। त्यस्तै प्रकारले परमप्रभुले मानिसहरूलाई अश्ररबाट बचाउनु हुन्छ।
- 27 अश्ररले तिमीहरूमाथि जुवाको भार ल्याउनेछ। ती जुवा तिमीहरूले आफ्नो काँधमा बोक्नु भारी जस्तै हुनेछन्। तर परमेश्वरले त्यो समस्या हटाउनु हुनेछ अनि भारी बोक्ने ढण्डा धाँचुनु हुनेछ।

अश्ररका सैन्यहरूले इझाएलमाथि धावा बोले

- 28 सेनाहरू अद्यात* नजिक प्रवेश गर्नेछन्। तिनीहरू मिग्रोनबाट भएर जानेछन्। सेनाले आफ्नो भोजनहरू मिक्काशमा राखेका छन्।

* 10:28: अद्यात "खेडहर" अर्थात "भनाकाशे।"

- 29 तिनीहरू माबरहामा नदी तेरे जानेछन्। सेनाहरू गेबा शहरमा बास बसेछन्। रामा डराउनेछन्। शाऊलका गिबामा भएका मानिसहरू भान्नेछन्।
 30 बाथ-गाल्लीम विच्याऊ, कराऊ! ए लैशा, सुन! अनातोत, मलाई जवाफ देऊ!
 31 मदमेनाका मानिसहरू भाग्दैछन्। गिबोनका रैथाने बासिन्दाहरू लुक्दैछन्।
 32 त्यस दिन सेना नोबामा रोकिनेछन्। अनि सेनाहरू यस्शलेमका पहाड, सियोन पर्वत विरुद्ध लडाइँ गर्न तयार हुनेछन्।
 33 नहेर! हाम्रो मालिक, सेनाहरूका परमप्रभुले ठूलो रूख काटेर अशरलाई ढाल्नु भयो। परमप्रभुले आफ्ना महान शक्तिद्वारा त्यसो गर्नुभयो।
 महान र मुख्य मानिसहरू काटिदैं, ढालिदैं गए-तिनीहरू अब मुख्य रहेनन्।
 34 परमप्रभुले आफ्ना बन्चरोले जङ्गल नै फोडि दिनुभयो अनि लवानोन अन्तर्गतका ठूला-ठूला रूखहरू को पतन भयो।

11

- शान्तिको राजा आउँनुहुँदैछ
 1 यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढ्ने छ।
 2 परमप्रभुको आत्मा त्यस बालकमा रहनेछ। त्यस आत्माले बालकलाई ज्ञान, बुद्धि, मार्गदर्शन र शक्ति प्रदान गर्नेछ। अनि त्यस आत्माले परमप्रभुको बारेमा बुझ्न र आदर गर्न सिकाउँछ।
 3 त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ।
 त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन। सुनेको कुराको आधारमा उनले न्याय गर्नेछैन।
 4-5 उसले गरीब मानिसहरूलाई निष्पक्ष र इमानदारीपूर्वक न्याय गर्नेछ। त्यस ठाउँका मानिसहरूलाई के गर्ने निर्णय गर्दछ त्यस बेला उ निष्पक्ष रहनेछ। यदि उसले गरीब मानिसहरूलाई कुट्न परे, पहिले उसले त्यसको निम्ति आदेश दिनेछन् र ती मानिसहरू कुटिनेछन्। यदि उनले मानिसहरू मर्ने पछि भन्ने निर्णय लिँदछ, तब उसले पहिले आज्ञा दिनेछ र ती मानिसहरू मारिनेछन्। त्यस बालकले उपकार अनि निष्पक्षताको बल पाउनेछ। तिनीहरू उसको लागि एक पटुका जस्तो हुनेछन् जुन उसले आफ्ना कम्मरमा वरिपरि बाँध्नेछ।
 6 त्यसबेला ब्रॉसोहरू थुमाहरूसंग चुपचाप बसे छन्। अनि बाघहरू पाठाहरूसंग बसेछ। सिंहहरू, बाछा र भैसीहरूसंग मिलेर बसेछन्। एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ।
 7 गाई र भालुहरू एकैसाथ बसेछन्। तिनीहरूका सबै बच्चाहरूसंगै बसेछन् अनि एका अर्कामा कष्ट पैदा गर्ने छैनन्। गाई-गोरूहरूले जस्तै सिंहहरूले पनि घाँस खानेछन्।
 8 एक शिशु सम्मान गोमन सर्प घर छेउमा खेल्ने छ। एउटा शिशुले विषालु सर्प बस्ने प्वालभित्र हात छिराउन सक्नेछ।
 9 यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैनन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किन? किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्।
 10 त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाको परिपूर्ण हुनेछ।
 11 त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। छाडिएका मानिसहरू परमेश्वरका हुन ती देशहरूमा जस्तै अशर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कृश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूमा भएका ती देशहरूमा।
 12 परमेश्वरले यो “झण्डा” सबै मानिसहरूकोलागि एउटा चिन्ह स्वरूप उठाउनु हुनेछ। इझ्राएल र यहूदाका मानिसहरू जो जबरजस्ती निकालिएका थिए, ती मानिसहरू पृथ्वीभरि टाढा सम्म वरिपरि यत्र-तत्र छरिएका थिए। तर तिनीहरूलाई परमेश्वरले एकजुट पार्नु हुनेछ।
 13 त्यसबेला, एषैमले यहूदासंग डाह गर्नेछैन। यहूदाले कुनै शत्रुहरू छाडेने छैन। अनि यहूदा एषैमको लागि संकटको कारण बनिने छैन।
 14 तर एषैम र यहूदाले पलिषतीहरूमाथि आक्रमण गर्नेछन्। दुवै राष्ट्रहरू मिलेर पूर्वका मानिसहरू जो धनी छन् तिनीहरूलाई एकसाथ ल्याउनेछन्। एषैम र यहूदाले एदोम, मोआब अनि अम्मोनीका मानिसहरूमाथि शासन गर्नेछन्।
 15 परमप्रभु रिसाउनु हुनेछ; र मिश्रको समुद्रलाई दुई भागमा बाँडिदिनुहुनेछ। त्यस्तै प्रकारले, परमप्रभुले योफ्रेटिस नदीमाथि हात हल्लाउनुहुने छ। उहाँले नदीमाथि हिकाँउनु हुनेछ र त्यो स-साना सातवटा नदीहरूमा बाँडिनेछ। साना नदीहरू गहिरा हुने छैनन्। मानिसहरू आफ्ना जुताहरू नफुकाएली ती नदीहरू तर्न सक्नेछन्।
 16 परमेश्वरका जुन मानिसहरू छाडिए तिनीहरूका निम्ति अशर छाड्ने बाटो निस्कने छ। यो समय परमेश्वरले मिश्र बाट मानिसहरू निकाली लानु भएको बेला छै हुनेछ।

12

- परमेश्वरप्रति स्तुति-गान
 1 त्यस बेला, तिमीहरू भन्नेछौ:
 “हे परमप्रभु म तपाईंको महिमा गाउँछु!
 तपाईं मसित रिसाउनु भएको थियो।
 तर अहिले तपाईंको रिस साम्य भएकोछ
 अनि मलाई आफ्नो माया देखाउनु भएकोछ।
 2 परमेश्वरले मलाई बचाउनु हुन्छ।
 म उहाँमाथि भरोसा गर्दछु, म डराउने छैन।
 परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ।
 उहाँले मलाई बचाउनु हुन्छ, अनि म उहाँको महिमाको गुणगान गर्नेछु।”
 3 तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ।
 तब तिमीहरू आनन्दित हुनेछौ।
 4 त्यसपछि तिमीहरू भन्नेछौ,

“परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर!
उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन!
र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”
5 परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ।
किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ।
परमेश्वरको बारेमा सारा संसार भरि सुसमाचार फैलाऊ।
यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउनु।
6 हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ!
झ्झाएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।
त्यसैले आनन्दित होऊ!

13

बाबेललाई परमेश्वरको सन्देश

- 1 परमेश्वरले आमोसको छोरा यशैयालाई यस्तो बाबेलको विषयमा दुःखको सन्देश बताउनु भयो:
- 2 “त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन।
मानिसहरूलाई बोलाऊ।
तिम्रा हातहरू हल्लाऊ।
तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!”
- 3 परमेश्वरले भन्नुभयो: “मैले ती मानिसहरूलाई जन समूहबाट छुट्याएँ,
अनि म आफैँ नै तिनीहरूलाई आज्ञा दिनेछु।
म रिसाएको छु, ती मानिसहरूलाई दण्ड दिनका लागि मैले मेरा सबभन्दा भेला गरे।
उत्तम मानिसहरूलाई यी खुशी मानिसहरूको लागि म गंवित छु।
- 4 “त्यहाँ पर्वतहरूमा ठूलो हल्ला छ, ध्यान लगाएर हल्ला सुन।
यो धेरै मानिसहरूको हल्ला जस्तो छ।
यो धेरै राष्ट्रहरूका मानिसहरूको हल्ला जस्तो छ।
सेनाहरूका परमप्रभुले आफ्ना सैनिकहरूलाई एक साथ बोलाइरहनु भएको छ।
5 परमप्रभु र उहाँका सेनाहरू कुनै टाढा ठाउँबाट आइरहेकाछन्।
तिनीहरू क्षितिज पारिबाट आइरहेका छन्।
परमप्रभुले आफ्नो क्रोध दर्शाउनलाई ती सेनाहरूलाई हतियार स्वरूप चलाउनु हुनेछ।
ती सेनाहरूले सम्पूर्ण देश नै नष्ट परिदिनेछन्।”
- 6 परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घटना घटाउनु हुनेछ।
- 7 मानिसहरूले आफ्नो हिम्मत हार्नेछन् र मानिसहरूलाई डरले कमजोर बनाउने छ।
- 8 प्रत्येक मानिस डराउने छन्। नानी जन्माउन ओटकी आइमाईको पेटको पीडा सरह डरले तिनीहरूका पेटमा पीडा हुनेछ। तिनीहरूका अनुहार आगो जस्तो रातो हुने छ। मानिसहरू छक्क पर्नेछन् किनभने त्यस्तो डरले भरिएको हेराई तिनीहरूका छिमेकिहरूका अनुहारहरूमा समेत हुनेछ।
बाबेलका विरुद्ध परमेश्वरको न्याय वाक्य
- 9 हेर, परमप्रभुको विशेष दिन आइरहेछ। यो दिन भयानक हुनेछ। परमेश्वर रिसाउनु हुनेछ अनि उहाँले देश ध्वंस पारि दिनुहुनेछ। प्रत्येक पापीलाई त्यस देश छोड्नु बाध्यतामा पार्नुहुनेछ।
- 10 आकाश अन्धकार हुने छ। घाम, जून र तारा-मण्डलहरू चम्कने छैनन्।
- 11 परमेश्वर भन्नुहुन्छ, “म यस संसारमा नराम्रा कुरा हुने कारण सृष्टि गर्नेछु। म दुष्ट मानिसहरूलाई तिनीहरूको पापको लागि दण्ड दिन्छु। म घमण्डीको शेखी झारिदिनेछु। म तिनीहरूप्रति कुनै दया-माया राख्ने छैन।
- 12 त्यहाँ केही मानिसहरू मात्र छोडिनेछन्। सुन जस्ता निष्कट मानिस पाउन त्यहाँ दुर्लभ हुनेछ। अनि ती अलिकति रहेका मानिसहरू खोंटी सुन झैं बहुमूल्य हुनेछन्।
- 13 मेरो क्रोधमा म आकाश थर्काई दिनेछु। अनि पृथ्वी आफ्नो ठाउँबाट हट्नेछ।”
- 14 त्यो त्यस दिन हुनेछ, जब सेनाहरूका परमप्रभु क्रोधित हुनुहुन्छ।
- 14 तब मानिसहरू घाइते मृग जस्तै भान्नेछन्। तिनीहरू गोठालो नभएको भेडा जस्तै भान्नेछन्। तिनीहरू भागेर आफ्नो देश र मानिसहरूकाहाँ जानेछन्।
- 15 अनि ती शत्रुहरूले ज-जसलाई पक्रनेछन् ती सबैलाई तरवारले मार्नेछन्।
- 16 तिनीहरूका घरमा भएका सबै चीज-बीजहरू चोरिनेछ। तिनीहरूका पत्नीहरूको इज्जत लुटिनेछ। तिनीहरूका नानीहरूलाई कुटेर मार्नेछन् तर मानिसहरूले हेरिरेका हुनेछन्।
- 17 परमेश्वर भन्नुहुन्छ, “म मादी सैनिकहरूलाई बाबेल विरुद्ध लड्न कर लगाउनेछु। मादीका सैनिकहरू तिनीहरूका सुन र चाँदीले लोभिने छैनन्।
- 18 आक्रमण गर्दा सिपाहीहरूले बाबेलका जवानहरूलाई मार्नेछन्। सिपाहीहरूले भर्खर जन्मिएका नानीहरूमाथि समेत दया र करुणा देखाउने छैनन्। सिपाहीहरू नानीहरूप्रति दयालु हुने छैनन्।
- 19 सटोम र गमोरा जस्तै नै बाबेल पनि ध्वंस पारिनेछ। परमेश्वरले यस्तो ध्वंशात्मक घटना घटाउनु हुनेछ जहाँ केही रहने छैन।

“सबै राज्यहरूमा बाबेल सर्वश्रेष्ठ छ। बासिन्दाहरू आफ्नो राज्यप्रति साह्रै गवित हुनेछन्।

20 तर मानिसहरू भविष्यमा त्यहाँ बस्र योग्यका हुने छैनन्। अरबीहरूले त्यहाँ तम्बु टाँप्ने छैनन्। गोठालाहरूले आफ्ना भोजनको लागि त्यहाँ भेडा ल्याउने छैनन्।

21 जङ्गलबाट आएका जङ्गली जनावरहरू मात्र त्यहाँ बाँचिरहेका हुनेछन्। मानिसहरू बाबेलमा भएका आफ्ना घरहरूमा बस्र पाउने छैनन्। घरहरूमा लाटोकोसेरोहरू र दुल-दुला चराहरू बस्नेछन्। लामा-लामा भुल्लाहरू भएका जङ्गली बाघाहरू त्यस घरहरूमा चराहरू हिड्नेछन्।

22 जङ्गली कुकुरहरू अनि ब्वाँसोहरू बाबेलका विशाल महलहरूमा कराउने छन्। बाबेल खतम हुनेछ। बाबेलको अन्त नजिकै आइसक्यो। त्यो विध्वंसको दिन म पखिने छैन।”

14

इसाएल घर फर्किनेछ

1 भविष्यमा, परमप्रभुले फेरि आफ्नो प्रेम याकुबमाथि दर्शाउनु हुने छ। परमप्रभुले फेरि एकपल्ट इसाएललाई छान्नु हुनेछ। त्यसबेला परमप्रभुले तिनीहरूलाई आफ्ना भूमि फर्काइ दिनुहुनेछ। तब गैर-यहूदीहरू आफैँ यहूदी समूहमा सम्मिलित हुनेछन्। दुवै समुदायहरू परस्परमा मिलेर एक परिवार अर्थात् याकुबको परिवार तुल्य हुनेछन्।

2 ती जातिहरूले ती मानिसहरूलाई इसाएल फर्काइ लैजाने छन्। ती पुरुष र स्त्रीहरू इसाएलका नोकर-नोकरिनी हुनेछन्। पहिले ती मानिसहरूले जबरजस्ती इसाएलीहरूलाई कमारा-कमारीहरू बनाएका थिए। तर, यसबेला ती जातिहरूमाथि इसाएलले आधिपत्य जमाए र तिनीहरूलाई पराजित गरे।

3 परमेश्वरले तिमीहरूका अष्टेरा कामहरू लिनु हुनेछ र तिमीहरूलाई आराम दिनुहुनेछ। पहिले तिमीहरू कमारा-कमारीहरू थियौ। मानिस जातिहरूले तिमीहरूलाई जबरजस्ती नसक्ने कामहरू गर्न लगाए। तर परमप्रभुले ती दुःखका दिनहरू अन्त गरिदिनु भयो।

बाबेलका राजा बारे एक गीत

4 त्यस बेला, तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौ:

राजाको अर्थ नै हामीमाथि राज्य गर्नु थियो।

तर अब उसको शासन समाप्त भयो।

5 परमप्रभुले दुष्ट शासकहरूको राज-डन्डा भौँचनु भएकोछ।

परमप्रभुले तिनीहरूका शक्ति खोसेर लैजानु हुनेछ।

6 बाबेलका राजा रिसाउँदा

मानिसहरूलाई एकहोरो कुटिरहनु हुन्थ्यो।

ती दुष्ट शासकहरूले,

मानिसहरूलाई लगातर कष्ट दिइरहे।

7 तर अहिले सारा देशले विश्राम र शान्ति पाएका छन्।

अहिले जनताहरूले उत्सव मनाउन थाले।

8 तिमी एकजना पापी राजा हो,

र अहिले तिमी समाप्त भएकाछौ।

सल्लाका रूखहरूसमेत आनन्दित छन्।

लबानोनको देवदारुका रूखहरू पनि आनन्दित छन्।

ती रूखहरू भन्दछन्, “राजाले हामीलाई ढाले।

तर अहिले राजा आफैँ ढलेका छन्

फेरि कहिल्यै उठ्नु हुने छैन।”

9 पातल उतैजित छ,

किनभने तिमीहरू आइरहेका छौ।

तिमीहरूकालागि पातलले सारा संसारका अगुवाहरूका मरेकाहरूलाई जागाउँदछौ।

पातलले राजाहरूलाई,

तिनीहरूको राजगद्दीमा उभ्याउन लगाउछ,

पातल तिमीहरूको आगमनमा सबै तयार पारिरहेकोछ।

10 सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्।

तिनीहरूले भन्ने छन्, “अब तिमी हामीहरू जस्तै मृत-शरीर हो।

अब तिमीहरू खाली हामीहरू जस्तै हो।”

11 तिप्रो रवाफ पातालमा पठाइएकोछ।

वीणाबाट गुञ्जेको स्वरले तिप्रो घमण्डी आत्मा आएको घोषणा गर्दछ।

औसाहरूले* तिप्रो शरीर खानेछ, तिमी ती औसाहरूको ओछ्यान हुनेछौ।

कीराहरूले तिप्रो शरीर बकौले जस्तै ढाकी दिनेछन्।

12 तिमी बिहानको तारा जस्तो थियौ,

तर तिमी आकाशबाट खस्यौ।

पहिले सारा पृथ्वी नै तिमी समक्ष नतमस्तक हुन्थ्यो।

तर अहिले तिमी काटिएर ढल्यौ।

13 तिमीले सधैं आफैले आफूलाई भन्ने गर्दथ्यौ,

“म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु, म आकाशमाथि जानेछु।

म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु।

* 14:11: औसा मासुमा वा घाउमा पर्ने सेतो किटा।

म पवित्र पर्वत जफोनको टापुमा बस्नेछु, म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।

14 म बादलहरूको बेदी सम्म जानेछु,
म आफू सर्वोच्च परमेश्वर जस्तै हुनेछु।”

15 तर त्यस्तो भएन, तिमी परमेश्वरसंग आकाशमाथि गएनौ,
तिमीलाई गहिरो खाडल मनि ल्याइयो पातालमा-मृत्युको ठाउँमा।

16 मानिसहरूले तिमीहरूलाई देखेर तिमीहरूको बारेमा सोच थाले।
तिनीहरूले देखे कि तिमीहरू पनि केवल मृत-शरीर रहेछौ, अनि मानिसहरूले भने,
“के यो त्यही मानिसहरू हुन,
जो सारा पृथ्वीभरि ठूलो डरको कारण थिए?”

17 के यो त्यही मानिस हो जसले शहरहरू ध्वस्त पार्यो
र घना जङ्गलमा परिणत गरिदियो?

के यो त्यही मानिस हो जसले युद्धमा समातिएका मानिसहरूलाई
आफना घर फर्कन दिएनन्?

18 पृथ्वीमा प्रत्येक राजाले गौरवमय मृत्यु प्राप्त गरे।
प्रत्येक राजाको आफ्नै चिहान छ।

19 तर ए दृष्ट राजा तिमी आफ्नै चिहानबाट स्वयं पर्योकियो।
तिमी हागौं हो जो रूखबाट काटिएर टाडो पर्योकिएको छौ।

तिमी युद्धमा ढलेको मृत मानिस जस्तो छौ
जसमाथि अन्य सिपाहीहरूले कुल्चेर हिडदछन्।
अहिले तिमी अन्य मृत मानिस जस्तो देखिन्छौ।

तिमी कात्रोमा बेरिएका छौ।

20 तर अरू तिमी धेरै राजाहरू मरेका छन
अनि तिनीहरू सबैको आफ्नो चिहानहरू छन।

ती मरेका राजाहरूसित सम्मिलित हुन सक्ने छैनौ
किनभने तिमीले आफ्नै देश ध्वंश पार्यौ।

तिम्रा सन्तानले तिमीहरूले झैं ध्वंश गरिरहने छैन तिम्रा सन्तानहरूलाई रोकिनेछ।

21 उनका सन्तानहरूलाई मार्न तयार हौ, तिनीहरूलाई मार,
किनभने तिनीहरूका पिता दोषी थिए।

तिनका नानीहरू फेरि आफ्नो देशलाई हरचाह गर्ने योग्य छैनन्।
अब तिनीहरूले यस संसारमा त्यस्ता शहरहरू स्थापना गर्न सक्तैनन्।

22 सेनाहरूका परमप्रभुले भन्नुभयो, “म ती मानिसहरूका विरुद्धमा लडाईं गर्न उपस्थित हुनेछु। त्यो नाउँ चलेको शहर बाबेल ध्वंश पार्नेछु। म बाबेलका मानिसहरूलाई नष्ट पार्नेछु। म तिनीहरूका नानीहरूलाई नष्ट गर्नेछु। तिनीहरूका नाती र नातिनीहरूलाई नष्ट पारिदिनेछु।” परमप्रभु स्वयंले त्यस्ता कुराहरू भन्नुभयो।

23 परमप्रभुले भन्नुभयो, “म बाबेललाई परिवर्तन गर्ने छु। त्यो जग्गा मानिसहरूका निम्ति नभएर, पशुहरूका लागि हुनेछ। त्यो ठाउँ दलदल हुनेछ। म ‘त्यसलाई सर्वनाशको’ कुचोले बढाेर बाबेललाई टाडा पर्योक्नेछु।” सेनाहरूका परमप्रभुले त्यस्ता कुराहरू भन्नुभयो।

परमेश्वरले अशरूलाई पनि दण्ड दिनुहुनेछ

24 सेनाहरूका परमप्रभुले एक शपथ लिनुभयो। र परमप्रभुले भन्नुभयो, “मैले सोचेको जस्तै ती कुराहरू घट्नेछन् भनेर म शपथ गर्नेछु। ती कुराहरू ठीक मैले योजना गरे जस्तै घट्ने छ।

25 म मेरो देशमा अशरूका राजालाई नष्ट गरिदिनेछु। म त्यस राजालाई मेरो पर्वतहरूमा कुल्चेर मार्नेछु। त्यो राजाले मेरो मानिसहरूलाई दास बनायो, त्यसले तिनीहरूका घाँटीहरूमा जुवाहरू राखिदियो। त्यस्तो भारी हटाइनेछ।

26 त्यस्तो योजना मैले मेरो मानिसहरूका लागि बनाएकोछु। अनि सारा जातिहरूलाई दण्ड दिनका लागि म आफना शक्ति प्रयोग गर्नेछु।”

27 जब परमप्रभुले योजना बनाउनु हुन्छ, त्यो योजना कसैलेपनि रोक्न सक्तैन। जब परमप्रभुले आफ्नो शक्तिले मानिसहरूलाई दण्ड दिनलाई उठाउनु हुनेछ, त्यो कसैले पनि रोक्न सक्तैन।

पलिशतीहरूलाई परमेश्वरको सन्देश

28 आहाज राजा मरेकै वर्षमा यस्तो दुःखको सन्देश प्राप्त भयो।

29 हे पलिशतीहरूको देश तिमीहरूलाई हिकाउने राजा मर्यो, त्यसैले तिमीहरू खुशी छौ। तर तिमीहरू साँचै नै खुशी नहोऊ। यो सत्य हो कि शासनको अन्त भयो। तर राजाको छोरो आएर शासन गर्नेछ। अनि यो एउटा सर्पले अन्य थुप्रै डरलादा सर्पहरू जन्माए जस्तै हो। यो नयाँ राजा एकदम चतुर र डर लाग्दो सर्प सरह हुनेछन्।

30 तर मेरा गरीब मानिसहरू सुरक्षित भएर खाने छन्। तिनीहरूका छोरा-छोरीहरू सुरक्षित हुनेछन्। मेरा गरीब मानिसहरू आरामसित सुरक्षाको अनुभव गर्न सक्ने छन्। तर म तिमीहरूका नानीहरूलाई भोकै मार्नेछु। अनि बाँचेका तिम्रा मानिसहरू रोगले मर्नेछन्।

31 तिमी मानिसहरू आफ्नो शहरको प्रवेशद्वारमा रूनु!

शहरका मानिसहरू विलाप गर।

पलिशतीमा तिम्रा सबै मानिसहरू भयभीत हुनेछन्।

तिम्रो आँट मोमबती जस्तै पल्लिनेछ।

उत्तरतिर हेर,

त्यहाँ बादलको रूपमा धूलो छ।

अश्रुबाट सेनाहरू आउँदैनन्।

त्यस सेनाका सबै मानिसहरू बलिया छन्।

32 त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ,

ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई भन्ने छन्, “पलिशती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु हुने छ, अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षित गए।”

15

मोआबलाई परमेश्वरको सन्देश

1 यो मोआब बारे एक दुःखको समाचार हो:

एकै रातमा, सेनाहरूले मोआबको आर शहरबाट धन-सम्पत्ति लूटपाट पारे।

एउटै रातमा, शहरलाई ध्वंश पारियो।

एकै रातमा, सैनिकहरूले कीर शहरबाट धन-सम्पत्ति लूटपाट गरे।

एउटै रातमा शहरलाई ध्वंश पारियो।

2 राजाका परिवारहरू र दीबानका मानिसहरू उच्च ठाउँहरूमा स्नलाई गए।

नबो र मेदबाको लागि मोआबका मानिसहरू डाको छोडी-छोडी रोए।

मानिसहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति कपाल र दाहीहरू खोरिए।

3 मोआबका चौरतिर घरको दलानहरूमाथि

र गल्लीहरूमा मानिसहरूले कालो लुगाहरू लगाए,

स्टै कराउँदै हिँडे।

4 हेशबोन र एलालेह शहरहरूमा मानिसहरू चिच्याउँदै रोइरहेछन्

तिनीहरूको आवाजहरू टाढा-टाढा यहसा शहर सम्म पनि सुन्न सकिन्थ्यो।

यति सम्म कि सिपाहीहरू तसिए।

सिपाहीहरू डरले थरथर कामिरहेछन्।

5 मेरो हृदय मोआबको निम्ति स्न्छ।

उसका मानिसहरू सुरक्षाका निम्ति भागे।

तिनीहरू सोअर तर्फ भागे।

तिनीहरू एलत शलीशियाह तर्फ भागे।

मानिसहरू लहीतको उकालो बाटोहरूमाथि,

स्टै चिच्याउँदै चढे।

होरनेमा उकलिदा तिनीहरू चिच्याउँदै गए।

6 तर निम्रीम खोला मरुभूमि जस्तो सुक्या छ।

घाँसहरू सुकिहाले,

सारा वनस्पति मरे,

र हरियो भन्ने केही थिएन।

7 यसकारण तिनीहरूले आफ्ना सर-सामानहरू बटुले र मोआब त्यागेर गए।

तिनीहरूले ती सामानहरू बोकेर अरबाह खोलाबाट सीमा पार गरे।

8 मोआबभरि रोएको सुन्न सकिन्छ।

अनि मानिसहरू बीर-एलीम र एलको शहरमा रोइरहेकाछन्।

9 दीमोनको पानी रगतले भरिएकोछ

अनि म अझै दीमोनमा कष्ट ल्याउँछु।

मोआबामा केही मानिसहरू मात्र बाँच्न योग्य शत्रुहरूको हातबाट बाँचे।

तर म तिनीहरूलाई शेष पार्न सिंहहरू पठाउनेछु।

16

1 तिमीहरूले त्यस भूमिको राजालाई उपहार पठाउनु पर्नेछ। तिमीहरूले मरुभूमि हुँदा सेलादेखि सियोनको छोरिको पर्वतलाई एउटा थुमा पठाउनु पर्नेछ।

2 मोआबका स्त्रीहरूले अर्नोनको अरोण नदी पार गर्ने प्रयास गर्छन्।

तिनीहरू सहायताका निम्ति एक ठाउँ देखि अर्को ठाउँमा हेरिरहेछन्।

तिनीहरू रूखबाट गुँड भईमा झरेपछि लापता भएका बचेराहरू जस्ता भएका छन्।

3 तिनीहरू भन्दछन्, “हामीलाई सहयोग दिनुहोस!

के गर्नु पर्ने हो बताउनु होस!

मध्यदिनको घामबाट हामीलाई ओझल पारे जस्तै हाम्रा शत्रुहरूबाट हामीलाई बचाउनु होस।

हाम्रा शत्रुहरूबाट हामी भागिरहेका छौं।

हामीलाई लुकाउनु होस्!

शत्रुहरूको हातमा पर्न नदिनुहोस्।”

4 ती मोअबबाट आएका मानिसहरूलाई

जबरजस्ती आफ्ना घरहरू छोड्न लगाए।

यसकारण तिमीहरूका जग्गामा तिनीहरूलाई बस्न देऊ।

तिनीहरूका शत्रुहरूबाट तिनीहरूलाई लुकाऊ,

लुटपाट रोकिने छ शत्रु पराजित हुनेछ।

मानिसहरूलाई दुःख कष्ट दिनेहरू जति यस ठाउँबाट जानेछन्।

5 त्यसपछि दाऊदको घरानाबाट एकजना नयाँ राजा आउनेछन्।

उनी देशभक्त, मायालु र कृपालु हुनेछन्।

यी राजाले निष्पक्ष न्याय गर्नेछन्। उ

नले ती कुराहरू मात्र गर्नेछन्

जुन राम्रो र सही हुन्।

6 हामीले सुनेका छौं कि

मोआबका मानिसहरू एकदम अहंकारी र कपटी छन्।

ती मानिसहरू हिंसक र दूला कुराहरू गर्नेवालाहरू छन्।

तर धमण्ड चर्हिँ खाली खोक्रो शब्दमात्र हो।

7 त्यही अहंकारको कारणले मोआबका सारा मानिसहरूले दुःख पाउनेछन्।

मोआबका सारा मानिसहरू स्नेछन्, मानिसहरू उदास हुनेछन्।

विगतमा तिनीहरूसित भएका कुरा तिनीहरूले चाहन्छन्। तिनीहरूले किरहारशेतमा बनाएको नेभाएको केकहरूको इच्छा गर्छन्।

8 हेशबोन अनि सिब्माका दाखका बोटहरूमा दाखहरू नउज्जिनले मानिसहरू उदास हुनेछन्।

विदेशी शासकहरूले दाखका बोटहरू ढाल्नेछन्।

शत्रुका सैनिकहरू याजेर शहर र मरूमिभरी फैलिए,

अनि तिनीहरू समुद्र पारि सम्म फैलिए।

9 “दाखका बोटहरू नष्ट भएकोले गर्दा

म याजेर अनि सिब्माको मानिसहरूसित स्नेछ।

म हेशबोन र एलालेका मानिसहरूसँग स्नेछ

किनभने त्यहाँ फसलहरू हुनेछन्।

त्यहाँ ग्रीष्मऋतुको फलहरू पनि हुने छैन।

अनि त्यहाँ आनन्दको हल्ला पनि हुनेछैन।

10 एक समय फलले परिपूर्ण रहने अड्यूरको खेतहरूमा खुशीको गीतहरू गाइने छैन।

बाली भियाउने समयमा मोज-मज्जा समाप्त पर्नेछ।

अड्यूरहरू दूध मदमा परिणत हुन तयार छन्।

तर ती सबै चीजहरू खेर जानेछन्।

11 यसैकारण, मोआब प्रति म अत्यन्तै दुःखी छु।

कीर-हेरेशे प्रति म अत्यन्तै दुःखी छु। म ती शहरहरू प्रति अत्यन्त दुःखी छु।

12 मोआबका मानिसहरू आफ्ना पूजा गर्ने ठाउँमा जानेछन्

तिनीहरू प्रार्थना गर्ने प्रयास गर्नेछन्।

तर त्यहाँ के हुँदैछ तिनीहरूले देखे छन्

अनि तिनीहरू प्रार्थना गर्नु अत्यन्तै दुर्बल हुनेछन्।”

13 परमप्रभुले मोआबको बारेमा यस्ता कुराहरू धेरै पल्ट भन्नु भएको थियो।

14 अनि अहिले परमप्रभु भन्नुहुन्छ, “तीन वर्षभित्र (ज्यालात्मा काम गर्नेहरूले आफ्नो समय भने झैं) सबै मानिसहरूका गर्व र वस्तुहरू समाप्त भएर जानेछ। त्यहाँ केही मानिसहरू मात्र रहनेछन् तर धेरै मानिसहरू हुने छैनन्।”

17

आरामलाई परमेश्वरको सन्देश

1 दर्मीशकको विषयमा यो दुःखको सन्देश हो, परमप्रभुले यी कुराहरू दर्मीशकमा घटनेछ भनेर भन्नु हुन्छ:

“दर्मीशक अहिले शहर हो तर त्यो नष्ट हुनेछ।

दर्मीशकमा खाली भग्नावशेषहरू मात्र रहनेछ।

2 मानिसहरू अरौए शहरहरू त्यागेर जानेछन्।

भेडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्,

त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन।

3 एप्रैम शहरहरूको किल्ला ध्वंस हुने छ, दर्मीशकको शासन अन्त हुनेछ।

जुन घटना इस्त्राएलमा भएको थियो त्यहि घटना आराममा हुनेछ।

अनि प्रमुख मानिसहरू हटेर जानेछन्।”

सेनाहरूका परमप्रभुले भन्नुभयो कि ती कुराहरू घटनेछ।

4 “त्यसबेला याकूबको सम्पत्ति नाश हुनेछ।

याकूब बीमार मानिस जस्तो हुनेछ अनि उ कमजोर र दुब्लो हुनेछ।

5 “त्यस समय रफाईमको वेंसीमा बाली भिन्याउने समय जस्तै हुनेछ। कर्मीहरूले खेतमा सप्रेको बाली थुर्पाछन्। तब तिनीहरूको बोटहरूबाट बाला टिप्छन् अनि अन्न बटुल्छन्।

6 “त्यसबेला जैतून पाकेको समय जस्तै हुनेछ। मानिसहरू जैतूनको बोटबाट जैतूनहरू मात्र टिप्छन्। तर केही जैतूनहरू मात्र रूखको टुप्पामा रहन्छन्। लगभग चार वा पाँचवटा जैतून रूखको हाँगाहरूमा रहन्छन्। त्यस्तै घटनाहरू ती शहरहरूमा हुनेछ।” सेनाहरूका परमप्रभु यसो भन्नु हुन्छ।
7 त्यसबेला, मानिसहरूले परमेश्वरलाई मास्तिर हेर्नेछन् जसले उनीहरूलाई सृष्टि गर्नुभयो। र तिनीहरूका आर्खौं इस्राएलका परमपवित्रतिर लागि रहनेछ।

8 मानिसहरू आफैले रचना गरेका महान कुराहरूमा विश्वास गर्ने छैनन्। तिनीहरू ती विशेष बगैँचाहरू र वेदीहरूमा जाने छैनन् जुन तिनीहरूले झुटा देवी-देवताहरूकालागि बनाए।

9 त्यसबेला शक्तिशाली शहरहरू सबै रिक्त हुनेछन्। ती शहर यी पर्वतहरू जङ्गल हुनेछन् जस्तो इस्राएलका मानिसहरू त्यस भूमिमा आउनु अघि हुने गर्थ्यो बितेका दिनहरूमा त्यहाँका मानिसहरू भागेका थिए। किनभने त्यहाँ इस्राएलीहरू आउँदथे। फेरि भविष्यमा पनि, त्यो देश रिक्त हुनेछ।

10 यस्तो घटना हुनेछ, किनभने तिमीहरूले परमेश्वरलाई जसले तिमीहरूलाई बचाउनु हुन्छ भूल्यौ। परमेश्वर नै तिमीहरूका सुरक्षाको ठाउँ हुनुहुन्छ भनेर तिमीहरूले सम्झेनौ। तिमीले टाढा-टाढाबाट एकदम राम्रा खालका दाखका बिरुवाहरू ल्यायो।

तिमीले ती दाखका बिरुवाहरू रोप्न सक्छौ तर तिनीहरू सार्दैनन्।

11 तिमीले एक दिन दाखका बिरुहरू रोप्ने छो र बढाउने चेष्टा गर्नेछौ। अर्को दिन ती बिरुवाहरू बढ्न शुरू गर्छन्। तर फसल उठाउने गर्थो आर्को दिन ती बिरुवाहरूले फलदिन थाले। तर फसल काट्ने बेलामा, बोटहरूबाट फलहरू बटुल्न जानेछौ, अनि तिमीहरूले प्रत्येक कुरो मृत देखेछौ। एउटा रोगले सबै बिरुवाहरू मार्नेछ।

12 धेरै-धेरै मानिसहरू सुन!

तिनीहरू समुद्रमा उठेका छाल जस्तै चिच्याउँदै रोझहेका छन्, ती हल्लाहरूलाई सुन,
ती हल्लाहरू समुद्रमा छालहरू उल्लेको आवाजहरू जस्ता छन्।

13 अनि मानिसहरू ती छालहरू जस्तै हुनेछन्,

परमेश्वरले तिनीहरूलाई हकारेर बोल्नु हुनेछ,

अनि तिनीहरू टाढा भाग्नेछन् मानिसहरू बतासले खुददै उडाई लैजाने भुस जस्ता हुने छन्।

मानिसहरू हुरीले उखेलेर उडाउने जङ्गली झारहरू जस्तै हुनेछन् हुरी चल्नेछ र जङ्गली झारहरू उडाई लानेछ।

14 त्यो रात मानिसहरू भयभीत हुनेछन्।

बिहान हुन अघि केही छोडिएको हुने छैन।

यसकारण हाम्रा शत्रुहरूले केही पनि पाउने छैनन्

अनि त्यहाँ केही हुनेछैन।

18

कृश देशलाई परमेश्वरको सन्देश

1 कृश देशसंग नदीहरू जोडिएको जमीनलाई हेर। त्यो ठाउँमा कीराहरू छन्; तिनीहरूले चलाएको पखेटाहरू बजाएको आवाजहरू सुन्न सक्छौ।

2 त्यस जगामा मानिसहरूलाई मालिङ्गोले* बनिएका डुङ्गाहरूमा पठाइन्छ।

हे फूर्तिला समाचार-वाहकहरू! ती मानिसहरूकहाँ जाऊ

जो अग्ला र बलिया छन्!

सबै ठाउँका मानिसहरू ती अलगा

अनि बलिया मानिसहरूदेखि डराउँछन्। तिनीहरू बलियो जाति हुन्।

तिनीहरूले अन्य जातिहरूलाई परास्त पार्छन्।

नदीहरूले भाग-भाग गरेका देशमा तिनीहरू छन्।

3 संसारका सारा मानिसहरूले तिनीहरूमाथि घटने घटना हेर्नेछन्।

पर्वतमाथि स्पष्ट रूपमा उठेको झण्डा झैं तिनीहरूले त्यो घटना देख्छन्।

ती अरुटा मानिसहरूमाथि त्यस्तो घटना घट्नु गएको खबर पृथ्वीका सबै मानिसहरूले सुन्नेछन्।

युद्ध प्रारम्भ हुनु अघि फुकेको तुरहीको आवाज जस्तै स्पष्ट रूपमा तिनीहरूले सुन्नेछन्।

4 परमप्रभुले भन्नुभयो, “मेरा निम्ति तयार पारेको ठाउँमा म हुनेछु। म चुपचाप ती घटनाहरू भएको हेर्नेछु।

5 सुन्दर ग्रीष्मको दिनमा, मध्यदिनको बेला मानिसहरू आराम गरिरहेका हुन्छन्। यो गर्मीको फसल काट्ने समय हुनेछ तब त्यहाँ कुनै वर्षा हुनेछैन, खाली बिहानको शीत मात्र पर्नेछ। त्यसपछि केही डरलाग्दो घटना घट्नेछ। त्यो पहिल्यै फूलहरू फुलेको समय हुनेछ। त्यो अङ्गुर पाकेको फल हुने अनि बढ्ने समय हुनेछ। तर बाली पाक्न अघि नै शत्रुहरू आउनेछन् अनि बुढाहरू काट्नेछन्। तिनीहरूले अङ्गुरका लहराहरू चूडैनेछन् अनि फ्याँक्नेछन्।

6 ती दाखका बोट-बिरुवाहरू पर्वतहरूबाट आउने चरा-चुरूङ्गीहरू र वन जनावरका निम्ति छोडिनेछ। चरा-चुरूङ्गीहरू त्यस दाखका बोटहरूमा ग्रीष्म कालको दिनमा बस्नेछन्। अनि जाडो महीनामा वनका पशुहरूले ती सबै खानेछन्।”

* 18:2: मालिङ्गो एक प्रकारको मलबोस भन्दा सानो निर्गोली भन्दा ठूलो उद्दिद् वा सानो प्रकारको बौस।

7 त्यस समय सेनाहरूका परमप्रभुलाई विषेश भेट चढाइनेछ। त्यो भेट ती अग्ला अनि बलिया मानिसहरूबाट हुनेछ, अत्याचारीहरू ती मानिसहरूसित भयभीत हुन्छन् जो नदीले छुट्याएको भूमिमा बस्छन्। यो भेट परमप्रभुको स्थल सियोन पर्वतमा ल्याइनेछ।

19

मिश्र देशलाई परमेश्वरको सन्देश

1 मिश्रको बारेमा शोक सन्देश हेर। परमप्रभु तिम्र गतिमा उडिरहने बादलमाथि चडेर आउनु हुँदैन। परमप्रभु मिश्रमा प्रवेश गर्नु हुनेछ अनि मिश्रका सबै झुटा देवताहरू डरले कम्पनेछन्। मिश्र वीर थियो, तर त्यो गरिमा पत्येर जानेछ।

2 परमेश्वर भन्नुहुन्छ, “मिश्रका मानिसहरूलाई आपसमा म झगडा गर्ने बनाउँछु। दाज्य-भाइहरू-माझ लडाइँ हुनेछ। छिमेकीहरू आफ्नै छिमेकीहरूसित लडाइँ गर्नेछन्। शहरहरू शहरहरूकै विरुद्ध लड्नेछन्। राज्यहरू राज्यहरूकै विरुद्ध लड्नेछन्।

3 मिश्रका मानिसहरू दोधारमा पर्नेछन्। ती मानिसहरू आफ्ना झुटा देवताहरू अनि ज्ञानी जनलाई सोध्नेछन्, के गर्नु पर्नेछ? तिनीहरूले आफ्ना तांत्रिकहरू र जाँकीहरूलाई सोध्नेछन्। तर तिनीहरूको उपदेश अनुपयोगी हुनेछन्।”

4 मेरो मालिक सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म मिश्रलाई निभू मालिकको हातमा सुम्पिदिनेछु। एकजना शक्तिशाली राजाले मानिसहरूमाथि शासन गर्नेछन्।”

5 नील नदी सुक्नेछ। समुद्रहरूबाट पानी सुखेर जानेछ।

6 सारा नदीहरू नराप्नो प्रकारले गन्हाउने छ। मिश्रका सारा खोला-नालाहरूको पानी घट्नेछ र सुकेर जानेछ। पानीका सारा वनस्पतिहरू सड्नेछ।

7 सारा उद्विद नदीका किनारहरूसँगै मर्नेछन् र उडेर जानेछन्। नदीको ठूलो भागमा भएको उद्विदहरू समेत मरेर जाने छ।

8 जालहारी ती सबै मानिसहरू जसले नील नदीबाट माछाहरू समाउँछन् तिनीहरू उदास हुनेछन् र र्ने छन्। तिनीहरूले नील नदीकै भरमा आफ्नो जीविका चलाएका हुन्, तर त्यो सबै सुक्छा हुनेछ।

9 सारा बाटेका सुनपाटको काम गर्ने मानिसहरू अत्यन्त दुःखी हुनेछन्। ती मानिसहरूलाई लुगा बनाउने उद्विदहरू नदी सुखेकोले गर्दा उब्जने छैन।

10 मानिसहरूले पानी जोगाउनलाई बाँध बनाउनेछन् तर विफल हुनेछन्, यसकारण तिनीहरू दुःखी हुनेछन्।

11 सोअन शहरका मानिसहरू मूर्ख छन्। फिराऊनका “सल्लाहकारहरूले” भूल सल्लाह दिनेछन्। ती अगुवाहरूले आफूलाई ज्ञानी ठान्दछन्। तिनीहरू भन्छन् तिनीहरू शचीन राजाहरूका सन्तानहरू हुन्। तर तिनीहरू त्यति ज्ञानी छैनन् जति तिनीहरू सोचन्छन्।

12 हे मिश्र! तिम्रा ज्ञानी मानिसहरू कहाँ छन्? ती ज्ञानी मानिसहरूले सिक्नु पर्छ कि सेनाहरूका परमप्रभुले मिश्रको लागि यो योजना बनाउनु भयो। के हुनेछ तिनीहरूले तिनीहरूलाई भनुन्?

13 सोअनका अगुवाहरू मूर्ख भएका छन्। नोपका अगुवाहरूले झुटा देवताहरूमाथि भरोसा गरे। त्यसकारण अगुवाहरूले मिश्रलाई गलत मार्ग तिर लगे।

14 परमप्रभुले अगुवाहरूलाई दोधार बनाई दिनुभयो। तिनीहरू भडके र मिश्रलाई गलती मार्गमा डोर्याए। जे पनि अगुवाहरूले गरे सबै गलतीहरू नै गरे। तिनीहरू मतवाला मानिसहरू सरह धर्मराउँदै भुईँमा शिथिल भएर लडिरहेका छन्।

15 त्यहाँ अगुवाहरूले गर्नु पर्ने केही कुरा छैन। (ती अगुवाहरू “उद्विदको टाउको र पुच्छरहरू हुन्।” तिनीहरू “टप्पाहरू र काण्डहरू हुन्।”)

16 त्यसबेला मिश्रदेशवासीहरू डराएकी श्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछन्। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्।

17 यहूदा देशले सारा मिश्रका मानिसहरूको लागि डराउने ठाउँ हुनेछ। यहूदाको नाउँ सुन्ने बिलिकै मिश्रका मानिसहरू तँसिनेछन्। यस्तो हुने नै छ किनभने सेनाहरूका परमप्रभुले मिश्रमा त्यस्तो घटना घटाए, भनेर योजना गर्नु भएको हो।

18 त्यस समय मिश्र शहर पाँचवटा हुनेछ जहाँ मानिसहरूले कनानी भाषा बोल्छन्। ती शहरहरू मध्ये एउटाको नाउँ “विनाशक शहर”* हुनेछ। मानिसहरूले सेनाहरूका परमप्रभुलाई अनुसरण गर्ने प्रतिज्ञा गर्नेछन्।

19 त्यस समय मिश्रको बीचमा परमप्रभुको लागि एउटा वेदी तयार हुनेछ। मिश्रको सिमानामा परमप्रभुमाथि श्रद्धा प्रकट गर्नलाई एउटा स्मारक बनाइनेछ।

20 सेनाहरूका परमप्रभुले गर्नु भएको महान र प्रभावपूर्ण कार्यहरूको यो चिह्न हुनेछ। कुनै पनि समय मानिसहरू परमप्रभुदेखि केही माग्न चिच्याइ र्नेछन् अनि परमप्रभुले सहयोगी पठाउनु हुनेछ। परमप्रभुले मानिसहरूलाई बचाउन र रक्षा गर्नलाई एक मानिस पठाउनु हुनेछ। त्यस मानिसले तिनीहरूमाथि अरुले गरेको अन्याय र दृष्ट कार्यबाट बचाउनेछ।

21 त्यसबेला, मिश्रका मानिसहरूले परमप्रभुले साँचो रूपमा जानेछन्। मिश्रका मानिसहरूले परमेश्वरलाई प्रेम गर्नेछन्। मानिसहरूले परमेश्वरको सेवा गर्नेछन् र धेरै बलिदानहरू अर्पण गर्नेछन्। तिनीहरूले परमप्रभुसित भाकल गर्नेछन्। अनि तिनीहरूले ती प्रतिज्ञाहरू कायम राख्नेछन्।

22 परमप्रभुले मिश्रका मानिसहरूलाई दण्ड दिनु हुनेछ। अनि त्यसपछि परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु हुनेछ। तिनीहरू परमप्रभुपट्टि फर्केर आउनेछन्। परमप्रभुले तिनीहरूका प्रार्थना सुन्नु हुनेछ र तिनीहरूलाई क्षमा गर्नुहुनेछ।

23 त्यस समयमा मानिसहरू अश्रूबाट मिश्र अनि मिश्रबाट अश्रू जानेछन्। मिश्र र अश्रूका मानिसहरूसँगै आराधना गर्नेछन्।

24 त्यस समयमा इस्राएल, अश्रू र मिश्रले संयुक्त भई पृथ्वीमाथि शासन गर्नेछन्। यो त्यो देशको लागि एक आशीर्वाद हुनेछ।

25 सेनाहरूका परमप्रभुले त्यस देशलाई आशीर्वाद दिनुहुनेछ। उहाँले भन्नु हुनेछ, “मिश्र, तिमीहरू मेरा मानिसहरू हो। अश्रू, मैले तिमीलाई बनाएँ। इस्राएल तिमी मेरो सम्पत्ति हो। तिमीहरू सबै धन्य हो!”

20

अश्रूले मिश्र र कृशलाई पराजित गर्नेछ

1 सर्गान अश्रूका राजा थिए। सर्गानले त्यो शहरसित युद्ध गर्नु अश्रूदकहाँ टर्टोनलाई पठाए। टार्टोनले त्यहाँ गएर शहर कब्जामा पारे।

2 त्यस बेला, परमप्रभुले आमोसका छोरा यशैयाद्वारा बोल्नुभयो, “जाऊ, तिम्रा कम्परबाट उदासपूर्ण लुगाहरू खोलेर फर्काऊ। खट्टाहरूबाट जुताहरू खोला।” यशैयाले परमप्रभुको आज्ञा पालन गरे। अनि यशैया निवन्न र खाली खट्टा वरिपरि हिडे।

3 तब परमप्रभुले भन्नुभयो, “यशैया तीन वर्ष सम्म त्यसरी नै निवन्न र खाली खट्टा हिडे। यो मिश्र र कृशदेशको चिह्न हो।

4 अश्रूका राजाले मिश्र र कृश पराजित गर्ने छ। अश्रूले कैदीहरू लिएर तिनीहरूलाई टाढा देशहरू तर्फ धपाउनेछ। बुढा मानिसहरू र युवावर्गलाई निवन्न र खाली खट्टामा डोर्याउने छन। तिनीहरू सम्पूर्ण रूपमा नाङ्गो हुनेछन्। मिश्रका मानिसहरू लज्जित हुनेछन्।

* 19:18: विनाशक शहर यो शब्दको खेल हो यो “सूर्य शहर” अर्थ दिने एउटा नाउँ जस्तै हो। यो शब्द “ओन वा होलियोपोलिस” शहर हो।

5 मानिसहरूले कृशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।”
6 समुद्रको छेउमा बस्ने मानिसहरूले यसो भन्नेछन्, “हामीलाई सहयोग गर्न ती देशहरूलाई भरोसा गरौं। तिनीहरूले हामीलाई अशशूका राजाबाट छुटकारा दिलाउने छन् भन्ने आशामा हामी तिनीहरूकहाँ पुग्यौ, तर तिनीहरूलाई हेर! ती देशहरू कब्जामा पारिए। यसर्थ हामी कसरी जोगाउन सकिन्छ?”

21

बाबेललाई परमेश्वरको सन्देश

1 “मरुभूमिको समुद्रको” बारेमा दुःखको सन्देश मरुभूमिबाट केही आइरहेछ,

यो नेगेवबाट बहेको हावा जस्तै आइरहेछ,
यो भयानक देशबाट आइरहेछ।

2 मैले केही भयानक कुरा देखेकोछु जुन हुने वाला छ।
मैले तिम्नो विरुद्धमा उठेका देशद्रोहीहरू देखेकोछु।
तिम्नो सम्पत्तिहरू लुट्ने मानिसहरू देख्छु।

एलाम, जाऊ अनि तिनीहरूका विरुद्ध युद्ध गर,
मादी शहरका वरिपरि तिम्नो सैनिकहरू तैनात गर
म त्यस शहरमा नराम्रो कार्यहरू समाप्त गर्न चाहन्छु।

3 मैले त्यस्ता भयानक कुराहरू देखेँ, अनि अहिले म डराएँ। डरले गर्दा मेरो भूडी दुःख्छ।
त्यो पीडा स्त्री जातिलाई हुने नानी जन्माउने बेला भएकी प्रसव पीडा जस्तो छ।

जुन कुरा मैले सुनें त्यसले मलाई एकदम भयभीत पार्यो।
जुन कुरा मैले देखेँ त्यसले मलाई डरले थर-थर कमायो।

4 मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो
किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो।

5 मानिसहरू सोच्दछन् कि प्रत्येक कुरो ठीक छ।
मानिसहरू रात्री भोजनको लागि टेबल ठीक पाउँछन्।
सैनिकहरू पनि भन्दैछन्,
“रक्षकहरू पठाऊ।

अधिकारीहरू उठ
अनि आफ्नो ढाल चम्काऊ।”

6 मेरो मालिकले मलाई भन्नुभयो, “जाऊ, यस शहरलाई सुरक्षित राख्नु एकजना मानिस खोज। उसले जे देख्छ विवरण प्रस्तुत गर्नी पर्छ।

7 यदि प्रहरीले घोडचडी सिपाहीहरूका लहर, गधाहरूको र ऊटहरूको लहर देख्यो, उसले एकदम होशीयारी साथ कान थान्नु पर्दछ।”

8 तब एकदिन त्यस रक्षकले यसो भन्दै बोलाउने छ,

“मेरा मालिक, धरहरामाथि हुनु भएकाले म प्रत्येक दिन नै नियाली रहेकोछु।
म प्रत्येक रात उभिएर पहरा दिइरहेकोछु।

9 हेर! तिनीहरू आइरहे छन्!
मानिसहरूका लस्कर र घोडचडी सिपाहीहरूका लस्कर म देख्छु।”

तब एउटा सन्देशवाहकले भन्यो,

“बाबेल पराजित भयो।
बाबेलको पतन भयो।

उसका सारा झूटा देवताका मूर्तिहरू
भईमा बजाउँदै फर्काए अनि ती सबै टुक्रा-टुक्रा भए।”

10 “मेरा मानिसहरू तिमीहरूलाई मैले भनिसकेको छु सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरबाट मैले सुनिसकेकोछु। जाँतोले गहुँ पिठे जस्तै तिमीहरू पनि पिठिनेछौ।”

दमालाई परमेश्वरको सन्देश

11 दूमाबारे एक दुःखको सन्देश:

कसैले मलाई एदोम देखि डाक्यो,
“हे प्रहरी, रात अझ कति बाँकी छ?
कहिले सम्म बसू पर्ने हो!”

12 प्रहरीले जवाफ दिन्छ,
“बिहान हुँदैछ तर फेरि रात आउने नै हो।
यदि तिमीलाई केही सोध्नु छ भने
फर्केर आऊ र सोध।”

अरबयालाई परमेश्वरको सन्देश

13 अरब बारे एउटा शोक सन्देशः

ददानका मरुभूमिका यात्री समूहले!

अरब मरुभूमिको रूखहरूमाझ रात बिताए।

14 तेमाका मानिसहरू तिमीहरूले

तिरुवाको केही यात्रीहरूलाई पानी अनि भोजन दियौ।

15 ती मानिसहरू जो मारिनलाई तयार थिए

तरवारबाट भागि रहेका थिए।

तिनीहरू धनुबाट भागि रहेका थिए।

जो छोडिनलाई तयार थिए,

तिनीहरू कठिन साथ युद्ध भूमिबाट भागिरहेका थिए।

16 परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक वर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ।

17 त्यस समयमा केदारका केही धनुधारी, महान सेनाहरू मात्र त्यहाँ रहनेछन्।” परमप्रभु, इज्राएलका परमेश्वरले ती कुराहरू मलाई बताउनु भयो।

22

यरूशलेमलाई परमेश्वरको सन्देश

1 दिव्य दर्शनको बेसी बारे दुःखको सन्देशः

हे यरूशलेम तिमीलाई के भयो?

किन तिनीहरू माथिको तलामा लुकिरहेछौ?

2 विगतमा, यो शहर अत्यन्त खुशी थियो।

यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो।

तर, अहिले स्थिति परिवर्तन भयो।

तिमीहरूका मानिसहरू मारिए

तर तरवारहरूले होइन।

मानिसहरू मरे तर युद्धमा लडेर होइन।

3 तिमीहरूका सारा शासकहरूसँगै भाग्दै गए।

तर तिनीहरू सबै नै पक्राउ परे।

अनि तिनीहरूसित धनुष थिएनन्।

सबै शासकहरूसँगै भागे तर तिनीहरू सबै नै पक्राउ परे।

4 यसकारण म भन्छु, “मलाई नहेर!

मलाई चिच्याउन देऊ!

यरूशलेम ध्वंस भई सकेपछि

मलाई सान्त्वना दिन अघि नबढ।”

5 परमप्रभुले एक खास दिन रोज्नु भयो। त्यस दिन त्यहाँ कोलाहल र अस्तव्यस्त स्थिति हुनेछ। दर्शनको बेसीमा मानिसहरू एकअर्कालाई कुल्ची मिल्ची पाँदै हिंड्नेछन्। शहरका पर्खालहरू भत्काई झार्नेछन्। बेसीमा बसे मानिसहरू पर्वतमा बसे मानिसहरू प्रति चिच्याई कराउनेछन्।

6 एलामबाट आएका घोडचडी सिपाहीहरूले आफ्ना धनुहरू बोकेर युद्धकालागि जानेछन्। कीरका मानिसहरूले आफ्ना ढालहरूका टिङ्गाटिङ्ग र टुङ्गाटुङ्ग आवाज गर्दै कोलाहल मच्चाउनेछन्।

7 सैन्यहरू तिमीहरूका खास बेसीमा भेला हुनेछन्। त्यो बेसी युद्धका रथहरूले भरिएको हुनेछ। शहरको मूल प्रवेशद्वारमा घोडचडी सिपाहीहरू राखिनेछ।

8 त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो।

9-11 दाउदको शहरका भित्ताहरू चंकिन थाल्नेछन् अनि तिमीहरूले चर्केका ठाउँहरू देख्नेछौ। यसैकारण तिमीहरू घरहरू गन्न शुरू गर्नेछौ, अनि ती घरहरूका ढुङ्गाहरू उपयोग गर्दै तिमीहरू भित्ताहरूमा चर्केको ठाउँमा टाल्नेछौ। तिमीहरू पुराना नदीहरूको पानी जम्मा गर्नु दुइवटा भित्ताको माझमा ठाउँ बनाउने छौ अनि पानी जोगाउने छौ।

तिमीहरू यी सबै कामहरू आफ्नै सुरक्षाका लागि गर्नेछौ। तर तिमीहरू परमेश्वरमाथि भरोशा गर्ने छैनौ जसले यी सबै कुराहरू सृष्टि गर्नु भयो। तिमीहरू उहाँको विषयमा फिक्रि गर्ने छैनौ जसले यी सबै चीजहरू धेरै अघि सिर्जना गर्नु भयो।

12 यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रूज र आफ्ना मृत साथीहरूमाथि दुःखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खोरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।

13 तर हेर! मानिसहरू अहिले खुशी छन्। मानिसहरू प्रफुल्लित छन्। तिनीहरूले गाईहरू अनि भेडाहरू मारिरहेकाछन्, भोज खाइरहेकाछन् अनि भनिरहेकाछन्,

“गाईहरू अनि भेडाहरू मार,
आऊ अनि खुशी मनाउ,
खाऊ अनि पिऊ,

किनभने भोली हामी मर्नेछौं।”

14 सेनाहरूका परमप्रभुले ती कुराहरू मलाई भन्नुभयो अनि मैले आफ्नो कानले सुनें, “गल्ती कामहरू गरेकोले तिमी दोषी छौ। अनि म वचन दिदछु कि तिमीहरू आफ्ना दोषबाट क्षमा पाउनु अघि नै मर्ने छौ।” यी कुराहरू मेरा मालिक, सेनाहरूका परमप्रभुले भन्नुभयो।

शेबनालाई परमेश्वरको सन्देश

15 मेरा मालिक सेनाहरूका परमप्रभुले मलाई ती कुराहरू भन्नुभयो, त्यो शेबना नाउँ भएको सेवकहरू जाऊ। त्यो राजमहलको जिम्मेवार सेवक हो।

16 उसलाई सोध, “तिमीहरू यहाँ के गरिरहेका छौ? के तिमी कुनै सन्तान यहाँ गाडिएकोछ? तिमीहरूले किन यहाँ चिहान खनिरहेका छौ? तिमीहरू चट्टान काटेर अल्गो ठाउँमा आफ्नो चिहान बनाइरहेका छौ।

17-18 “हे वीर पुरुष परमप्रभुले तिमीलाई श्राप दिनुहुनेछ। परमप्रभुले तिमीलाई डल्लो पारेर एउटा सानो गोलीलाई झैं कुनै एउटा ठूलो देशभित्र फ्याँकिदिनु हुनेछ। अनि त्यहाँ तिमी मर्नेछौ।”

परमप्रभुले भन्नुभयो, “तिमी आफ्नो रथमाथि एकदम घमण्डी थियौ। तर टाढाको देशमा तिमी नयाँ शासकहरू अझ उतम रथहरू पाउनेछौ। अनि तिमी रथहरूले उसको राजमहलमा त्यतिको महत्त्व पाउने छैन।

19 म तिमी मुख्य काम देखि यहाँबाट जबरजस्ती हटाउनेछु। तिमी मुख्य कामबाट तिमी नयाँ शासकले तिमीलाई लगेर जानेछ।

20 त्यसबेला, म मेरो दासलाई डाकनेछु। त्यो दास हिल्कियाहको छोरो एल्याकीम हो।

21 म तिमी पोशाक लैजानेछु अनि उसलाई लाउन दिनेछु। तिमीबाट यो लिए पछि म उसलाई राजकीय अधिकार प्रदान गर्नेछु। तिमीमा भएको काम म उसलाई दिनेछु। त्यो सेवक यरूशलेमका मानिसहरू अनि यहूदा परिवारको बुबा हुनेछ।

22 “म त्यस मानिसको बाँटी वरिपरि दाऊदको घरको साँचो झण्डयाउनेछु। यदि उसले ढोका उघार्थो भने त्यो खुल्ला नै रहनेछ। कसैले पनि ढोका बन्द गर्न सक्नेछैन। यदि उसले ढोका बन्द गर्छ भने त्यो कसैले खोल्न सक्नेछैन।

23 म त्यसलाई यति बलियो बनाउनेछु जस्तो हतौडाले कुनै कडा फल्याकमा काँटी ठोकेर गाडिन्छ। त्यो सेवक आफ्नो बुबाको घरमा सम्माननीय आसनमा रहनेछ।

24 आफ्नो बाबूको सम्पूर्ण महिमा र मुख्य चीजहरू त्यसैमा झण्डाईनेछ। टूलाहरू र साना नानीहरू पनि उमाथि नै भर पर्नेछन्। साना थालहरू र पानीका टूला बोटलहरू उसैमाथि झण्डयाउनेछो जस्तो ती मानिसहरू हुनेछन्।

25 “त्यसबेला, काँटी अर्थात शेबना जुन कडा काठमा भर्खरै ठोकेर गाडियो त्यो कमजोर भएर भाँचिनेछ। त्यो काँटी भूईमा खसेछ र त्यसमा झण्डिएका वस्तुहरू सबै नष्ट हुनेछन्। तब मैले यस सन्देशमा भनेका सबै कुराहरू घट्ने छन्।” ती कुराहरू घट्ने नै छन् किनभने परमप्रभुले तिमीहरूलाई यसो भन्नु भएको थियो।

23

सोरलाई परमेश्वरको सन्देश

1 सोरको विषयमा शोक सन्देश:

जहाजहरूमा भएका मानिसहरूलाई सूचना दिइयो:

“हे तर्शीशका जहाजहरू हो! शोक मनाऊ!
तिमीहरूको बन्दरगाह ध्वंस गरिएकोछ।”

2 हे समुद्र नजिकका वासिन्दाहरू हो, तिमीहरू रोकिनु पर्छ र दुःखी हुनु पर्छ।

त्यस शहरले व्यापारीहरू समुद्र पारि पठाउंथ्यो
र ती मानिसहरू धनी भए।

3 ती यात्रीहरू समुद्री यात्रा गर्दै अन्नहरू खोज्दै बेचेथे।

ती मानिसहरूले सोरबाट अन्नहरू ल्याऊंछन् जुन नील नदी छेउमा उब्जन्थ्यो
र तिनीहरूले त्यसलाई अन्य राज्यहरूमा बेच्दै छन्।

4 सीदोन, तिमी अत्यन्त दुःखीत हुनुपर्नेछ।

किनभने अब समुद्र अनि समुद्रका किल्ला यसो भन्दछ,
“मेरा नानीहरू छैनन्।

मसित प्रसव पीडाको अनुभव छैन।

मैले नानीहरूलाई जन्म दिएको छैन।

मैले जवान मानिसहरू र स्त्रीहरू पालेको छैन।”

5 मिश्रले सोरको बारेमा खबर सुन्ने छ।

यो खबरले मिश्रलाई घात गर्दै दुःखी पार्नेछ।

6 हे जहाजहरू! तर्शीशमा फर्क।

हे मानवहरू, समुद्रको छेउमा बसेर तिमीहरूले विलाप गर्नुपर्नेछ।

7 अतीतमा तिमीहरूले सोरको शहरमा आनन्द गर्थे। त्यो शहर शुरुदेखि नै बढिरहेकोछ।

त्यस शहरका मानिसहरू व्यवस्थित हुनको लागि धेरै टाढा यात्रा गरेकाछन्।

8 सोर शहरले धेरै अगुवाहरू जन्मायो।

त्यस शहरका व्यापारीहरू राजकुमारहरू जस्ता छन्।

मानिसहरू जसले किन-बेच गरे उनीहरूलाई चारैतिर स्वागत र सम्मान भयो।

यसकारण कसले सोरको विरुद्ध षडयन्त्र गर्थे?

9 उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ।

- उहाँले तिनीहरूलाई
महत्व नदिने निर्णय गर्नु भयो।
- 10 हे तशीशका जहाजहरू! आफ्नै देशमा फर्केर जाऊ।
सानो नदी सम्झेर समुद्र पार गर,
अब कसैले पनि तिमीहरूलाई रोक्ने छैन।
- 11 परमप्रभुले समुद्र तर्फ आफ्ना हातहरू फैलाउनु भयो
अनि परमप्रभुले सोरको विरुद्ध युद्ध गर्नलाई
राज्यहरू भेला गर्नुभयो।
परमप्रभुले कनानलाई सोरको सुरक्षाको ठाउँ ध्वंस पार्नलाई आज्ञा गर्नुभयो।
- 12 परमप्रभुले भन्नुहुन्छ, “हे सीदोनकी कन्यकेटीहरू, तिमीहरू नष्ट हुनेछौ।
तिमीहरू पटकै आनन्दित हुने छैनौ।
तर सोरका मानिसहरू भन्दछन्, किन्तिमहरूले हामीलाई साथ दिनेछ।
तर तिमीले समुद्र पार गरेर किन्तिम पुग्यौ भने, तिमीहरूले त्यहाँ आराम गर्ने ठाउँ समेत पाउने छैनौ।”
- 13 यसैले सोरका मानिसहरू भन्दछन्।
बाबेलका मानिसहरूले हामीलाई साथ दिनेछन्!
तर कल्दीहरूको देशलाई हेर! बाबेल अब देश रहेन।
अश्शरहरूले बाबेलमाथि आक्रमण गरेर युद्धका मचानहरू निर्माण गरे।
सिपाहीहरूले ती सुन्दर घरहरूबाट धेरै सम्पत्ति लगेर गए।
अश्शरले बाबेललाई जङ्गली जानवरहरू बस्ने ठाउँ बनायो।
तिनीहरूले बाबेललाई एउटा खण्डहरूमा परिणत गरे।
- 14 यसैले, दुःखी बन, तशीशबाट—आएका जहाजहरू
तिमीहरूका सुरक्षाको ठाउँ अर्थात सोर ध्वंस हुनेछ।

15 मानिसहरूले सतरी वर्ष सम्म सोरलाई बिसर्नेछन्। (अर्थात एउटा राजाको राज्यकाल भरि बिसर्नेछन्।)। सतरी वर्ष पछि सोर वेश्यालयको गीत जस्तै हुनेछ।

- 16 “हे पुरुषहरूले छोडेका नारीहरू!
आफ्नो साराङ्गी लेऊ अनि शहरमा हिंड।
आफ्नो गीतका धुन उचित ढंगले बजाऊ. आफ्नो गीत गाऊ।
तब तिम्रा पुरुषहरूले सम्भवत तिमीहरूलाई सम्झना गर्नेछन्।”

- 17 सतरी वर्षपछि, परमप्रभुले सोरको विषयमा पुर्नविचार गर्नुहुन्छ र उसको निर्णय दिनुहुनेछ। सोरको व्यापार फेरि कायम हुन्छ। सोर पृथ्वीको जम्मै देश वा जातिहरूका लागि एउटा वेश्यालय हुनेछ।
18 तर आफूले आर्जन गरेको पैसा सोरले राख्ने छैन। सोरले व्यापारबाट संचय गरेको पैसा परमप्रभुको लागि राख्नेछ। सोरले त्यो पैसा परमप्रभुको सेवा गर्ने सेवकहरूलाई दिनेछ। यसकारण अघाईजेल सम्म परमप्रभुका सेवकहरूले खानेछन्, सुन्दर र राम्रा लुगाहरू लगाउनेछन्।

24

परमेश्वरले इज्राएललाई दण्ड दिनु हुनेछ

- 1 हेर! परमप्रभुले यो ठाउँलाई ध्वंस गर्नुहुनेछ। परमप्रभुले यस ठाउँलाई सम्पूर्ण प्रकारले सफा पार्नु हुनेछ। परमप्रभुले मानिसहरूलाई जबरजस्ती यस ठाउँबाट टाढा खेदु हुनेछ।
- 2 त्यसबेला, साधरण मानिसहरू र पूजाहारीहरू एक समान हुनेछन्। दासहरू र मालिकहरू एक समान हुने छन्। दासीहरू र उनीहरूका मालिकनीहरू पनि समान हुनेछन्। किन्ने ग्राहक र बेच्ने पसलेहरू पनि एक समान हुनेछन्। कर्जदार र साहकारहरू एक समान हुनेछन्। बैकबाला र बैकबाट ऋण लिनेहरू पनि समान हुनेछन्।
- 3 सारा मानिसहरूलाई त्यो ठाउँ छोडनलाई बाध्य पारिने छ। जम्मै धन-सम्पत्ति लैजाने वा खोसिने छ। यस्तो घटना हुने नै छ कारण परमप्रभुले आदेश गर्नु भएकोछ।
- 4 यो देश रित्तो र उजाड हुनेछ। यो संसार रित्तो र दुर्बल हुनेछ। पृथ्वीका महत्वपूर्ण मानिसहरू हराउनेछन्।
- 5 यो पृथ्वीमा बस्ने मानिसहरूले भूमि नै अशुद्ध बनाउनेछ। यो कसरी भयो? मानिसहरूले परमेश्वरको थ्यबस्थाका विरुद्ध गल्ती कामहरू गरे। मानिसहरूले परमेश्वरको धार्मिक-विधानहरू पालन गरेनन्। मानिसहरूले धेरै समय अघि नै परमेश्वरसँग एक करार गरेका थिए तर त्यो तिनीहरूले भङ्ग गरे।
- 6 यस पृथ्वीमा बस्ने मानिसहरू आफ्ना गल्ती कामहरूले गर्दा दोषी छन्। यसैले यस पृथ्वीलाई ध्वंस गर्नलाई परमेश्वरले निर्णय गर्नुभयो। मानिसहरू दण्डित हुने छन्। केवल थोरै मानिसहरू मात्र बाँकी रहने छन्।
- 7 दाखका बोटहरू मर्नेछन्। नयाँ दाखरस राम्रो छैन। बितेका दिनहरूमा मानिसहरू खुशी थिए। तर अहिले ती मानिसहरू दुःखी छन्।
- 8 मानिसहरूले आफ्नो हँस र उल्लास देखाउन बन्द गरे। ढोलकहरू, खैजडीहरू र विणाहरूबाट आउने सँगैतिहरू समाप्त भए।
- 9 मानिसहरूले दाखरस पिइरहेको बेलामा खुशीका गीतहरू गाउँदैनन्। तिनीहरूले पिइरहेका दाखरसको स्वाद तितो भयो।
- 10 “पूर्ण अस्तव्यस्त” भन्ने नाउँ नै यो शहरलाई सुहाउँछ। शहर ध्वंस पारियो। मानिसहरू घरभित्र प्रवेश गर्न सक्दैनन् ढोकाहरू बन्द भएकाछन्।
- 11 मानिसहरूले बजारमा दाखरस अझ खोजी रहन्छन्। तर सम्पूर्ण रमाईलोपन समाप्त भयो। खुशी टाढा लगियो।
- 12 यस शहरको लागि विनाश मात्र छोडियो। प्रवेशद्वारहरू पनि नष्ट गरियो।

- 13 फसलको बेलामा, मानिसहरूले स्खबाट जैतून झारे

- तर केही मात्रामा जैतनहरू रूखमा नै छाडिए।
त्यस्तै प्रकारले यस पृथ्वीमा केही जातिहरू मात्र छाडिनेछन्।
- 14 छाडिएका मानिसहरू चिच्याउन थालेछन्। तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ।
तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्।
- 15 ती मानिसहरूले भनेछन्, “पूर्वमा भएका मानिसहरू, परमप्रभुको प्रशंसा गर!
टाढा देशहरूमा बस्ने मानिसहरू,
परमप्रभु इभ्राएलका परमेश्वरको प्रशंसा गर!”
- 16 संसारका सबै कुनाहरूबाट परमेश्वरको निम्ति गाइएका स्तुति गीत सुनिनेछन्।
ती गीतहरू असल परमेश्वरको स्तुति गीत हुनेछ।
तर म भन्छु “मलाई पीर छ, म दुःखमा छु।
म जे देख्छु, ती भयंकर चीजहरू हुन्।
देशद्रोहीहरू मानिसहरूको विरुद्ध उठ्दैछन्
अनि तिनीहरूलाई चोट पुर्याउँदैनन्।”
- 17 यस पृथ्वीमा बाँच्ने मानिसहरूको लागि म त्रासै-त्रास देख्दछु,
मैले तिनीहरूको लागि डरको खाडलहरू र पासोहरू देख्छु।
- 18 मानिसहरूले भयको बारेमा सुनेछन् र भयभीत हुनेछन्।
कतिपय मानिसहरू भाग्नेछन्,
तर तिनीहरू खाडलहरूमा जाकिनेछन्।
पासोहरूमा अल्झिने छन्।
ती मध्ये कतिजना खाडलहरूबाट उक्लिनेछन्,
तर तिनीहरू फेरि अर्को पासोमा अल्झिनेछन्।
स्वर्गमा भएका प्रवेशद्वारहरू बाढी झैं खुलिने छन्
अनि बाढीहरू प्रारम्भ हुनेछ।
पृथ्वीको जगहरू हल्लन्छन्।
- 19 त्यहाँ भकम्प आउँनेछ।
अनि पृथ्वी फाट्नेछ।
- 20 संसारमा पापहरू एकदम गह्रौँ भईसक्यो।
यसैले पृथ्वी त्यही गह्रौँको कारण झर्नेछ।
पृथ्वी पुरानो घर जस्तै धँकिनेछ।
मद पिएर मातेको मानिस जस्तो पृथ्वी लड्नेछ।
पृथ्वी यथावत् रहनलाई सक्षम हुनेछैन।
- 21 त्यस समय परमप्रभुले
स्वागीय सैन्यहरू
र पृथ्वीका राजाहरूका न्याय गर्नुहुनेछ।
- 22 धेरै मानिसहरू एक साथ भेला गराईनेछन्।
ती मध्ये केही खाल्डोमा फर्काइनेछन्।
अनि केही कैद हुनेछन्।
तर अन्तमा धेरै समय पछि तिनीहरूको न्याय गरिनेछ।
- 23 परमप्रभुले सियोन पर्वतमा राजा सरह राज गर्नुहुनेछ।
उहाँको महिमा बृद्धा-प्रधानहरूका समक्ष हुनेछ।
उहाँको महिमाको प्रकाश उज्यालो यस्तो हुनेछ कि
त्यो देखेर जुनलाई अष्टेरो लाम्ने सरममा पर्ने छ, अनि घाम लज्जित हुनेछ।

25

परमेश्वरप्रति स्तुति-गान

- 1 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
म तपाईंलाई आदर गर्दछु र तपाईंको नाउँको प्रशंसा गर्दछु।
तपाईंले उदेककोकामहरू गर्नुभयो।
धेरै पहिले तपाईंले भन्नु भएका वचनहरू पूर्णतः सत्य छन्।
त्यस्तै भयो जस्तो तपाईंले हुन्छ भन्नु भएको थियो।
- 2 तपाईंले शहर ध्वंस पार्नु भयो। यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो।
तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ।
विदेशी महल नष्ट भयो
अब यो कहिल्यै फेरि बनिने छैन।
- 3 शक्तिशाली जातिहरूका मानिसहरूले तपाईंको सम्मान गर्नेछन्,
दरिलो शहरहरूका शक्तिशाली मानिसहरूले तपाईंसित डराउनेछन्।
- 4 परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ।
यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो।

परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ।
कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्।

पानी पर्खालको विरोधमा प्रचण्ड बढेछ। तर घरभित्र मानसिहरूलाई क्षति हुनेछैन।
5 शत्रुहरू चिच्याउँदछन् अनि कोलाहल मच्चाउँछन्। शत्रुले भयानक चुनौतीहरू दिन्छन्।
तर परमप्रभु तपाईंले, तिनीहरूलाई रोक्नु हुन्छ।

गर्मीको बेला मरुभूमिमा झारपातहरू ओइलिदि भईमा खस्दछ।

त्यस्तै प्रकारले, तपाईंले शत्रुलाई पराजित गराउँदै घुर्छौं टेक्न बाध्य गराउनु हुन्छ, तपाईंले भयानक शत्रुको कोलाहल बन्द गरिदिनु हुन्छ।

उहाँका सेवकहरूका निम्ति परमेश्वरको महाभोज

6 त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानसिहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ।
मासु कलिलो र राम्रो हुनेछ।

7 तर अहिले, एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई “मृत्यु” भनिन्छ।

8 तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।

9 त्यसबेला, मानसिहरूले भन्नेछन्,

“उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ,

जसलाई हामीले पछिरेका थियौं।

उहाँ हामीलाई बचाउन आउनु हुनेछ।

हामी हाम्रो परमप्रभुलाई पछिरेका छौं।

यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछ हामी आनन्दित र खुशी हुनेछौं।”

10 परमप्रभुको शक्ति यो पर्वतमाथि छ।

अनि मोआब परास्त हुनेछ।

परमप्रभुले शत्रुलाई कुल्चिनु हुनेछ।

यो मलको थुप्रोको तल थिचिएको पराल जस्तै हुनेछ।

11 परमप्रभुले आफ्ना पाखुराहरू त्यसरी फैलाउनु हुनेछ

जसरी पौडी खेल्ने मानिसले फैलाउँदछ।

तिनीहरूले बनाएका सुन्दर कुराहरू उहाँले थुपार्नु हुनेछ।

अनि ती चीजहरू फालि दिनुहुनेछ।

12 परमप्रभुले मानसिहरूका सबै सुरक्षित ठाँउहरू अनि अगला भित्ताहरू ध्वंश पार्नु हुनेछ।

परमप्रभुले तिनीहरूलाई भईमा लडाएर धूलो पार्नु हुनेछ।

26

परमेश्वरप्रति स्तुति-गान

1 त्यसबेला मानसिहरूले यहूदामा यो गीत गाउनेछन्:

परमप्रभुले, हामीलाई हाम्रो मुक्ति दिनु हुनेछ।

हामीसँग बलियो शहर छ, हाम्रो शहरको दरिलो पर्खाल र रक्षकहरू छन्।

2 प्रवेशद्वारहरू खोल र धार्मिक मानसिहरू भित्र पस्नेछन्।

ती मानसिहरूले परमेश्वरको नियमहरू पालन गर्दछन्।

3 परमप्रभु तपाईंले मानसिहरूलाई साँचो शान्ति दिनुभयो

जो तपाईंमाथि आसित छन्

जसले तपाईंलाई विश्वास गर्दछन्।

4 यसकारण, सधैं परमप्रभुमा भरोसा राख।

परमप्रभु परमेश्वरमा नै, सदा-सर्वदा तिमीहरूको सुरक्षा छ।

5 तर परमप्रभुले अंहकारी शहरहरू ध्वंश गर्नुहुनेछ।

अनि त्यहाँ बसिरहेका मानसिहरूलाई दण्ड दिनुहुनेछ।

परमप्रभुले, त्यो उच्च शहरलाई भईमा झारि दिनुहुनेछ

यो धूलोमा खप्ने छ।

6 तब गरीब र साधारण मानसिहरू त्यो भग्नावशेषमाथि हिंड्ने छन्।

7 असल मानसिहरूको लागि जिउने बाटो ईमानदारीता हो।

भद्र मानसिहरूले यस्तो बाटो पहिल्याउर्छन् जुन सीधा र साँचो हुन्छ

अनि तपाईंले बाटो सजिलो पार्नु भयो,

जसले गर्दा तिनीहरू आरामसित हिंडन सक्नु।

8 तर परमप्रभु, हामी तपाईंको न्यायको बाटो पछिरेका छौं।

हाम्रो प्राण तपाईं र तपाईंका नाउँ सम्झेर आनन्दित हुन्छ।

- 9 मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ।
अनि मभिन्न भएको आत्मा प्रत्येक नयाँ दिनेको प्रात कालमा तपाईंसँग रहन चाहन्छ।
जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ,
मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्।
- 10 यदि तपाईंले तिनीहरूलाई कर्षणा दर्शाउनु भयो भने
दुष्ट मानिसहरूले राम्रो काम गर्न सिकने छैनन्।
उनीहरू राम्रो संसारमा बसे ता पनि दुष्ट मानिसहरूले अनिष्ट कामहरू मात्र गर्दछन्।
त्यो दुष्ट मानिसले कहिले पनि परमप्रभुको महानता देख्ने छैन।
- 11 तर परमप्रभु, तपाईं तिनीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ,
तर तिनीहरू यसलाई देख्दैनन्।
तिनीहरूले आफ्ना मानिसहरूप्रति तपाईंको गहिरो प्रेम देख्छन्।
निश्चय नै दुष्ट मानिसहरू लज्जित हुनेछन्।
निश्चयनै तपाईंका शत्रुहरू आफ्नै आगोमा जल्ने छन्।
- 12 परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ,
किनभने हामी जे गछौं ती सबै तपाईंले पूर्ण गर्नु भएकोछ।
परमेश्वरले आफ्ना प्रजाहरूलाई नयाँ जीवन दिनुभयो
- 13 हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ।
तर विगतमा हामी अन्य देवताहरूको पछि लाग्यौं।
हामी अन्य मालिकहरूका अधीनमा भयौं।
तर अब हामी चाहन्छौं कि मानिसहरूले खाली तपाईंको नाउँ मात्र सम्मान गछौं।
- 14 ती मृत देवताहरू जीवत हुनेछैनन्।
ती प्रेतहरू मृत्युबाट बोरी उठ्नेछैनन्।
तपाईंले तिनीहरूलाई नाश गर्ने निर्णय गर्नु भएको छ।
जसले हामीलाई सोचन लगाउँदछन् त्यो प्रत्येक कुरा नाश गर्नु भयो।
- 15 तपाईंले त्यस राष्ट्रलाई सधाउनु भयो जसलाई तपाईं माया गर्नु हुन्थ्यो।
तपाईंले उसको साँध बढाउनु भयो।
हे परमप्रभु, तपाईंको नाउँ गरिमापूर्ण छ।
- 16 हे परमप्रभु, जब मानिसहरू कष्टमा पर्दछन्
तिनीहरूले तपाईंलाई याद गर्दछन्।
जब तपाईंले उनीहरूलाई दण्ड दिनुहुन्छ।
मानिसहरूले तपाईं प्रति चुपचाप प्रार्थना गर्दछन्।
- 17 हे परमप्रभु, जब हामी तपाईं सँग थिएनौं,
हामी प्रसूतो वेदनामा स्नेही जस्तै थियौं।
- 18 हामीलाई प्रचण्ड वेदना थियो।
तर हामीले हावा मात्र जन्मायौं।
हामीले संसारका लागि मानिसहरू बनाउन सकेनौं।
हामीले यस धर्तीमा मुक्ति ल्याएनौं।
- 19 तर परमप्रभु भन्नुहुन्छ,
“तिम्रा मानिसहरू पहिल्यै मरिसकेका छन्,
तर तिनीहरू फेरि बाँच्नेछन्।
मेरा मानिसहरूका मृत शरीरहरू
मृत्युबाट उठ्नेछन्।
मृत मानिसहरू भईमा उभिएर आनन्दित हुन्छन्!
शीतले तपाईंलाई यस प्रकार छोप्नेछ
जसरी नयाँ विहानको शीतमा,
प्रकाशका चमक हुन्छ।
नयाँ समय आफ्नो संकेत दिन्छ
जब पृथ्वीले मृत्युलाई त्याग गर्छ।”

न्याय, पुरस्कार अथवा दण्ड

- 20 हे मेरा मानिस हो, आफ्ना कोठाभित्र जाऊ।
ढोकाहरू बन्द गर।
केही क्षणको लागि आफ्ना कोठाहरूभित्र लुक।
परमेश्वरको क्रोध शान्त नभइजेल सम्म लुक।
- 21 संसारका मानिसहरूले गरेका अनिष्ट कामहरूका न्याय गर्नलाई,
परमप्रभुले आफ्नो ठाउँ छोडेर आउनु हुनेछ।
पृथ्वीमा जो-जो मारिए उनीहरूको रगत प्रकट गराइनेछ।
पृथ्वीले धेरै बेरसम्म मृत-मानिसहरू छिपाउने छैन।

27

1 त्यस समयमा परमप्रभुले लिब्यातानलाई जाँच गर्नु हुनेछ।
लिब्यातान एउटा अधर्मी सर्प जस्तै हो,
जसमाथि परमप्रभुले आफ्नो विशाल तवरार चलाउनु हुनेछ।
उहाँले आफ्नो बलियो अनि शक्तिशाली तवरारद्वारा सर्प लिब्यातानलाई दण्ड दिनु हुनेछ।
परमप्रभुले समुद्रको ठूलो राक्षसलाई मार्नुहुनेछ।

2 त्यसबेला, मानिसहरूले,
अनान्दित दाखको बोटको गीत गाउनेछन्।

3 “म, परमप्रभु, त्यस बगैँचाको देखेख गर्नेछु।
म ठीक समयमा त्यसमा पानी लगाउनेछु
म राति र दिनमा बराबर त्यसलाई पहरा दिनेछु,
कसैले पनि त्यस बगैँचालाई नाश गर्ने छैन।

4 म रिसाएको होइन।
तर त्यहाँ युद्ध भएको भए र कसैले काँडादार पर्वालहरू बनाए ता पनि,
म त्यसमाथि हिंडुदै त्यसलाई बालिदिन्थे।

5 तर यदि कोही मानिस रक्षाको निम्ति मकहाँ आउँदछ भने
र मबाट शान्ति चाहन्छ भने,
तब उसलाई आउन देऊ, अनि मबाट शान्ति पाओस्।

6 त्यस समयमा याकूब राम्रो जरा भएको बलियो रूख जस्तो हुनेछ।
तब मिश्र बढन र फुलन लागेको बोट जस्तै हुनेछ।
त्यसपछि यो धर्ती इस्राएलका नाभीहरूले फलहरूले बोट भरिएको जस्तै हुनेछ।”

परमेस्वरले इस्राएललाई टाढा पठाउनु हुनेछ

7 परमप्रभुले आफ्ना मानिसहरूलाई कसरी दण्ड दिनु हुनेछ? बितेका दिनहरूमा शत्रुहरूले मानिसहरूलाई सताए। के त्यसरी नै परमप्रभुले पनि सताउनु हुन्छ? विगतमा, धेरै मानिसहरू मारिए। के परमप्रभुले पनि त्यसै गर्नु हुन्छ र सबै मानिसहरूलाई मार्नु हुन्छ?

8 परमप्रभुले इस्राएललाई टाढा पठाएर आफ्नो तर्कलाई साम्य पार्नुहुनेछ। परमप्रभु इस्राएलसित कर्कश शब्दमा बोल्नु हुनेछ। उहाँका शब्दहरूले मरूभूमिको तातो हावाले जस्तै पोल्नेछ।

9 याकूबको दोष कसरी क्षमा गरिने? उसका पापहरू कसरी हटाइने? ती कुराहरू हुने नै हो चटानको वेदी धूलो परिनेछ। झटा देवताहरूलाई मूर्तिहरू र वेदीहरू पुज्ने नष्ट हुनेछन्।

10 त्यस समय, महान शहर रित्तो हुनेछ, त्यो मरूभूमि जस्तो हुनेछ। सारा मानिसहरू गइसकेका हुनेछन्। तिनीहरू भाम्ने छन्। शहर एक खल्ला चउर जस्तो हुनेछ। गाई-वस्तुहरूले त्यहाँ खानेछन्। गाई-वस्तुहरूले दाखका हागाँहरूबाट पातहरू खानेछन्।

11 दाखहरू सुक्नेछन् अनि हागाँहरू भाँचिएर जाने छन्। स्त्रीहरूले ती हागाँ दाउरा बाल्ने छन्।
मानिसहरूले बुझनलाई अस्वीकार गर्ने छन्। यसर्थ परमेस्वर, सृष्टिकर्ताले तिनीहरूलाई आराम दिनु हुनेछैन। तिनीहरूका सृष्टिकर्ता तिनीहरू प्रति कृपालु हुनु हुनेछैन।

12 त्यसबेला परमप्रभुले आफ्ना मानिसहरूलाई अरूहरूबाट अलग गर्नुहुनेछ। उहाँले योफ्रेटिस नदीमा शुरू गर्नु हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूलाई योफ्रेटिस नदीबाट मिश्रको नदीमा जम्मा गर्नुहुनेछ।

तिमीहरू इस्राएलका मानिसहरू एक, एक गर्दै त्यहाँ भेला हुने छौ।

13 मेरा धेरै मनिसहरू अश्रममा हराएका छन्। कतिपय मेरा मानिसहरू मिश्रबाट भागेका छन्। तर त्यही बेला, महान तुरही फुकिने छ। अनि ती सारा मानिसहरू यरूशलेममा फर्किने छ। ती मानिसहरूले त्यो पवित्र पर्वतमा आएर परमप्रभुको सामु सुँडा टेकेर झुक्ने छन्।

28

उत्तरी इस्राएललाई चेतावनी

1 सामरियालाई हेर!

एप्रायमका मतवालाहरूले त्यस शहरको घमण्ड गर्छन्।

त्यो शहर वरिपरि भञ्ज्याङ भएको पहाडमा अवस्थित छ।

सामरियाका मानिसहरूले त्यो शहरलाई फूलहरूको मुकुट जस्तै सुन्दर सम्झन्छन्।

तर तिनीहरू दाखरस लिएर मस्त छन्।

अनि यो “सुन्दर मुकुट” ओइलाउदै गएको विरूवा भइरहेछ।

2 हेर, मेरो मालिकको एकजना बलियो र शक्तिशाली मानिस छ।

त्यो मानिस यस देशमा असिनाका ठिका र आँधी बेही झैं आउने छ।

ऊ तूफान जस्तो भएर यो देशभित्र आउने छ। ऊ शक्तिशाली नदीको पानी सरह बाढी भएर यो देशमा आउनेछ।

उसले मुकुट भूईंमा फालि दिनेछ।

3 एप्रायमका मातेका मानिसहरू आफ्नो “सुन्दर मुकुट” को गर्व गर्नेछन्।

तर शहर कुल्चिमिलिच पारिनेछ।

4 त्यो शहर पहाडमा अवस्थित छ। सुन्दर घाटीहरूले यसलाई घेरेको छ।

अनि फूलहरूको त्यो सुन्दर मुकुट ओइलिदि गएको बोट जस्तो हो।

यो ग्रीष्मको पहिलो नेभारा जस्तो हुनेछ।

जब एकजना मानिसले नेभार देख्छ, उसले त्यसलाई टिप्छ अनि खान्छ।

5 त्यस समयमा उहाँ आफ्ना छोडिएका मानिसहरूका निम्ति सेनाहरूका परमप्रभु “सुन्दर मुकुट” हुनुहुने छ। “छक्क पर्दो फूलहरूको मुकुट” हुनुहुनेछ।

6 तब परमप्रभुले मानिसहरूलाई शासन गर्नको लागि न्यायधीशहरूलाई न्यायको ज्ञान दिनु हुनेछ। परमप्रभुले शहरको प्रवेशद्वारमा लडाइँकालागि मानिसहरूलाई शक्ति दिनुहुनेछ।

7 अहिले ती अगुवाहरू मातेकाछन्। पूजाहारीहरू र सबै अगमवक्ताहरू सम्पूर्ण रूपले दाखमघमा डुबेकाछन् अनि तिनीहरू भ्रमि तर भए धर्मराउंछन्।

8 जब तिनीहरू सपना देख्छन् अगमवक्ताहरू मातेका हुन्छन्। निगर्ष लियो न्यायधीशहरू मातेको हुन्छन्।

परमेश्वर आफ्ना मानिसहरूलाई सहायता गर्न चाहनु हुन्छ

9 “परमप्रभुले मानिसहरूलाई पाठ सिकाउने कोशिश गरिरहनु भएकोछ। परमप्रभु आफ्ना उपदेशहरू मानिसहरूलाई बुझाउने कोशिश गर्नुहुन्छ। तर मानिसहरू भने बालाछै जस्त छन्। तिनीहरू भने केही क्षण अधिबाट मात्र आमाको दूध खान लागे जस्ता छन्।

10 परमप्रभु तिनीहरूसँग नानीहरूसँग बोले जस्तै बोल्नुहुन्छ:

“सौ लासौ सौ लासौ,
काव लाकाव काव लाकाव,
जेईर शाम जेईर शामa”

11 परमप्रभुले यस्तो प्रकारको नयाँ कुरा गर्नुहुन्छ। अनि उहाँले ती मानिसहरू सित बोल्न अन्य भाषाहरू चलाउनु हुन्छ।

12 अन्तिममा परमप्रभु ती मानिसहरूसित बोल्नु भयो, “यहाँ एउटा आराम गर्ने ठाउँछ। यो शान्तिमय जग्गा हो। थकित मानिस यहाँ आएर बिताउन यो शान्तिको जग्गा हो।”

तर मानिसहरूले परमेश्वरको कुरा प्रति ध्यान दिएनन्।

13 यसर्थ परमेश्वरद्वारा बोलिने शब्दहरू सरलहुनु पर्छ:

“सौ लासौ सौ लासौ,
काव लाकाव काव लाकाव,
जेईर शाम जेईर शाम”

तिनीहरूले त्यसै गरे जस्तो तिनीहरूले मन पराए। त्यही कारण तिनीहरू पछोटे भए अनि पराजित भए। मानिसहरू धरापमा परे अनि पक्राउमा परे।

कोही पनि परमेश्वरको न्यायबाट बाँच्ने छैन

14 तिमी अगुवाहरू जो यरूशलेममा छौ, तिमीहरूले परमप्रभुको सन्देश सुन्नु पर्छ।

15 तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नपारी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।”

16 ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म चट्टान राखिदिनेछु। एउटा मूलदुइगा-सियोनको भईमा। यो एकदमै बहुमूल्य दुइगा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण दुइगामाथि बनाइनेछ। जसले त्यो दुइगामा भरोसा राख्दछ उ निराश हुनेछैन।

17 “मानिसहरूले पर्खाल सिधा देखाउनलाई वजन सहितको साजल प्रयोग गरे। त्यस्तै प्रकारले के चाहि ठीक हो देखाउनलाई म इन्साफ र सद्भावना चलाउनेछु।

“दुष्ट मानिसहरू तिमीहरू आफ्नो चलाकी अनि झूटोको पछाडी लुक्न खोजिरहेछौ। तर तिमीहरू दण्डित हुनेछौ। तिमीहरू लुक्ने ठाउँहरूमा तूफान वा बाढी जस्तो ध्वंस गर्न आइरहेछ।

18 मृत्युसँग भएको तिम्नो सम्झौता मेटिए जानेछ। पातालसँग भएको तिम्नो सम्झौताले तिमीलाई सहयोग गर्नेछैन।

“कोही एकजना मानिस आएर तिमीहरूलाई दण्ड दिनेछ। उसले तिमीहरूलाई फोहर-मैला जस्तै कुल्चेर जानेछ।

19 त्यो मानिस आएर तिमीहरूलाई लगेर जानेछ। तिमीहरूलाई भयानक दण्ड हुनेछ। तिमीहरूकहाँ दण्ड बिहानै आउनेछ अनि राती सम्म रहिरनेछ।

“त्यसपछि मात्र तिमीहरूले यो कथा बुझ्नेछौ

20 एक जना मानिसले एउटा ओख्यानमा सुत्रे प्रयास गर्‍यो जुन उसकोलागि एकदमै छोटो थियो। अनि उसँग एउटा कम्बल त थियो तर त्यसले पुरै ढाकिँदै थियो। ओख्यान र कम्बल बेकामको भयो, अनि त्यस्तै प्रकारले तिमीहरूका सम्झौताहरू पनि बेकामको भयो।”

21 परमप्रभु पराजीम पर्वतमा जस्तै युद्ध गर्नु हुनेछ। उहाँ गिबोनको बेसीमा भए जस्तै क्रोधित हुनु हुनेछ। तब परमप्रभुले ती कुराहरू गर्नु हुने नै छ, परमप्रभुले केही अद्भुत कामहरू गर्नुहुनेछ। तर उहाँले आफ्नो काम सिद्दधाउनु नै हुनेछ। उहाँका कार्यहरू अनौठो कार्यहरू हुन्।

22 अब तिमीहरूले ती चीजहरूको विरुद्धमा लडाइँ गर्नु नै हुँदैन। यदि गर्‍यो भने, डोरीहरूले तिमीहरूलाई वरिपरि कसेर बाँध्नेछ।

मैले सुनेका शब्दहरू बदलिने छैन। ती शब्दहरू सेनाहरूका परमप्रभुबाट आएका हुन् जो सारा पृथ्वीका शासक हुनुहुन्छ। अनि ती कुराहरू हुने नै छन्।

परमप्रभुले निष्पक्ष रूपमा दण्ड दिनुहुन्छ

23 मैले तिमीहरूलाई भनिरहेका सन्देश अत्यन्त ध्यान दिएर सुन।

24 के किसानले सारा समय खेत जोतिरहन्छ? होइन! के पुरै समय त्यसले माटो फुटाउने काम गर्छ? होइन!

25 किसान पहिला खेत तयार गर्दछ र बिऊ छर्दछ। किसानले बिऊहरू धेरै प्रकारले रोप्ने गर्दछ। किसान मसलाका बिऊहरू छर्दछ। जीराका बिऊहरू माटोमा छर्दछ। गहुँ लहर पाँदै रोप्दछ। किसान खास जग्गामा जौ रोप्दछ, अनि गहुँका बिऊ खेतमा छर्ने गर्दछ।

26 हाम्रा परमेश्वरले उसलाई शिक्षा दिनु यो प्रयोग गर्नुहुनेछ। किनभने परमेश्वरले उसलाई दिशा-निर्देश दिनुहुन्छ अनि सही बाटो देखाउनु हुन्छ।

27 के किसानले रोपेका बिऊहरू फुटाउनलाई काटौंहरू प्रयोग गर्छ? अहं! एक किसानले जीराको बिऊहरू गोडुनलाई चारचक्के गोसगाडी चलाउँछ? होइन! किसान ती अन्नहरूको एउटा फुटाउनलाई एक सानो लौरो चलाउनेछ।

28 जब एकजना झीले रोटी पकाउँछ, उसले पीठोको स-साना डल्लाहरू बनाउँछ अनि आफ्नो हातले थिचदछ। अन्न लगातार दिइँदैन, किनभने गाडाको चक्काले तिनीहरूलाई नष्ट पार्छ अनि दाउने कार्य शेष हुन्छ।

29 यस्तो पाठ सेनाहरूका परमप्रभुबाट आउँदछ। परमप्रभुले अनौठो सल्लाह दिनुहुन्छ। परमेश्वर साँच्चै नै ज्ञानी हुनुहुन्छ।

29

यस्त्रालेमसित परमेस्वरको प्रेम

- 1 परमेस्वरले भन्नुहुन्छ, “अरीएलमा हेर! अरीएल। त्यो शहर, जहाँ दाऊदले छाउनी बनाएका थिए। उसको छट्टीहरू, बाँध पछि लगातार भयो।
- 2 मैले अरीएललाई दण्डित गर्ने। त्यो शहर खिन्ता र विलापले परिपूर्ण भयो। तर सधैं मेरो अरीएल भई।
- 3 “अरीएल मैले तिम्नो वरिपरि सैनिकहरू तैनाथ पारे र राखे। मैले तिम्नो विरुद्ध विशाल युद्ध आह्वान गरेँ तिमी पराजित भवौ।
- 4 अनि भईमा ढल्यौ। अब, म भईबाट प्रेतको आवाज जस्तो तिम्नो आवाज सुन्दछु तिम्नो शब्दहरू मैलाबाट आउने सुकखा आवाज जस्तो छ।”
- 5 त्यहाँ धूलोका कणहरू जस्तै धेरैजना विदेशीहरू छन्। त्यहाँ हावामा उडने फूलको पराग जस्तै धेरै कुर मानिसहरू छन्। अचानक तिमीकहाँ नै आउनेछन्।
- 6 सेनाहरूका परमप्रभुले तिमीहरूलाई भईचालो, बज्रपात र डरलाग्दो होहल्लाद्वारा दण्ड दिनु हुन्छ। भुर्वेरी, आँधी-बेरी र आगो थिए, जेले जलाउँछन् अनि नष्ट पार्छ।
- 7 धेरै-धेरै जातिहरू अरीएलको विरुद्ध युद्ध गर्न तयार भए यो एक भयानक सपना जस्तो थियो। सैनिकहरूले अरीएललाई घेरि दण्डित गरे।
- 8 तर यो पनि सैन्यहरूको लागि सपना जस्तै भयो। तिनीहरूले मन पराएको केही भेटेनन्। यो एक जना भोको मानिसले भोजनको सपना देखे जस्तै थियो। जब त्यो मानिस ब्युँझिन्छ, ऊ भोकै हुनेछ। यो एकजना तिर्खाएको मानिसले देखेको पानीको सपना जस्तै हुनेछ। जब मानिस ब्युँझिन्छ, ऊ तिर्खाएकै हुन्छ। यो सियोनको विरोधमा लड्ने प्रत्येक राष्ट्रको लागि साँचो हो, ती राष्ट्रहरू सन्तुष्ट थिएनन्।
- 9 आश्चर्यचकित र छक्क पर! तर दाखरस पिएर होइन तिमी घरमरिदै लड्नेछौ।
- 10 परमप्रभुले तिमीहरूमा गहीरो निद्रा ल्याइदिनु भएको छ। परमप्रभुले तिमीहरूका आँखाहरू बन्द गरिदिनु हुनेछ। (अगमवक्ताहरू नै तिमीहरूको आँखाहरू बन्देछ।) परमप्रभुले तिमीहरूका टाउकाहरू छोपि दिनुहुनेछ। (अगमवक्ताहरू तिमीहरूका शिर हुनेछन्।)

- 11 यी कुराहरू घट्ने छन् म तिमीहरूलाई भन्छु, तर तिमीहरूले मलाई बुझ्ने छैनौ। मेरा शब्दहरू त्यस्ता शब्दहरू हुन् जो पुस्तकमा बन्द र मोहर लगाएको छ। तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिनसक्यौ जसले पढ्न सक्छ, अनि त्यस मानिसलाई त्यो पुस्तक पढ्नु भन्। तर त्यस मानिसले भन्नेछ, “म त्यो पुस्तक पढ्न सक्तिर्ने, यो बन्द छ र म खोल्नु सक्तिर्ने”
- 12 अथवा तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिन सक्छौ जसले पढ्न सक्दैन। अनि त्यस मानिसलाई पढ भनेर भन्। त्यस मानिसले भन्नेछ, “म यो पुस्तक पढ्न सक्तिन किनभने म पढ्न जान्दिन।”
- 13 मेरो मालिकले भन्नुहुन्छ, “ती मानिसहरूले मलाई प्रेम गर्छु भन्छन्। तिनीहरूले मलाई मुखबाट शब्दहरू निकालेर सम्मान दर्शाउँछन्। तर तिनीहरूका हृदय मबाट धेरै टाढा छ। तिनीहरूले मप्रति दर्शाएका आदर अनि गौरव केही होइन तिनीहरूले केवल मानव विधिहरू स्मरण गरेका मात्र हुन्।
- 14 यसैले म तिनीहरूलाई लगातार प्रभाव पूर्ण र अचम्म लाग्दा कामहरू गरेर चकित पारिरहन्छु। तिनीहरूका ज्ञानी मानिसहरूले आफ्ना विवेकहरू हराउनेछन्। तिनीहरूमा बुझ्ने क्षमता हुँदैन।”
- 15 ती मानिसहरू धेरै कुराहरू परमप्रभुबाट लुकाउने कोशिश गर्दछन्। तिमीहरूले सोच्दछन् कि परमप्रभुले बुझ्नु हुन्। तिनीहरूले आफ्नो दुष्ट कार्यहरू अन्ध्यालोमा गर्नेछन्, तिनीहरूले आफैलाई भन्ने छन्, “कसैले पनि हामीलाई देख्न सक्तैन। हामी को हौं भनेर पनि कसैले चिन्दैन।”
- 16 तिमी अन्ध्यालोमा पर्नेछौ। तिमी माटो र कुमालेलाई बराबर हो भन्ने सोच्छौ। तिमी सोच्छौ एउटा चीज जुन बनाइन्छ त्यसले आफ्नो सृष्टिकर्तालाई भन्न सक्छ, “तिमीले मलाई बनाएनौ।” यो आफूलाई सृष्टि गर्नेलाई भनिरहेको भाडौं जस्तै हो, “तिमी बुझ्दैनौ।”

उत्तम समय आइरहेछ

- 17 यो सत्य हो। केही समय पछि कर्मेल पर्वत झैं लवानोनले मलिलो माटो पाउनेछ अनि कर्मेल पर्वतको खेतहरू बाक्ला बन जस्तै हुनेछन्।
- 18 बहिराले पुस्तकको शब्दहरू सुन्नेछ। अन्धाले अन्धकारमय कुहिराबाट देखेछ।
- 19 परमप्रभुले दीन, दुःखीहरूलाई खुशी बनाउनु हुनेछ। ती दुःखी मानिसहरूले इस्राएलको परम पवित्रतामा आनन्द मानाउनेछन्।
- 20 दुष्ट र निर्दयी मानिसहरूको अन्त भएपछि यस्तो घटना हुनेछ। जब ती मानिसहरूले नरात्रा कामहरू गर्दै आनन्द लुटिरहेको दिनहरू समाप्त भएपछि यस्तो घटना हुनेछ।
- 21 (ती मानिसहरूले असल मानिसहरूका बारेमा झट्टो कुरा गर्नेछन्। तिनीहरूले मानिसहरूलाई न्यायालयमा पुर्याउन खोज्दछन्। ती निर्दोष मानिसहरूलाई नाश पार्न चाहन्छ।)
- 22 यसैले परमप्रभु याकूबका परिवारसित बात मार्नु हुन्छ। उहाँ उहाँ परमप्रभु हुनुहुन्छ जसले अब्राहामलाई स्वतन्त्र पार्नु भयो। परमप्रभु भन्नुहुन्छ, “अब याकूब लाजित र व्याकुल हुनेछैन न त तिनीहरूको अन्तहार पहेंलो हुनेछ।
- 23 उसले आफ्नो छोरा-छोरीहरू देखेछ अनि उसले मलाई मेरो नाउँ पवित्र छ भन्नेछ। ती केटा-केटीलाई मैले आफ्ना हातहरूले बनाएँ। अनि ती केटा-केटीहरूले याकूबका पर-मपवित्र एकदमै विशेष प्रकारको रहेछ भन्नेछन्। ती केटाकेटीहरूले इस्राएलका परमेस्वरलाई मान्ने छन्।
- 24 धेरै जना मानिसहरूले बुझ्नेन् यसैले तिनीहरूले पल्टी कामहरू गरे। ती मानिसहरूले बुझ्नेन्, तर तिनीहरूले आफ्नो शिक्षा पाउनेछन्।”

30

इस्राएलले परमेस्वरमा विश्वास गर्नुपर्छ, मिश्रलाई होइन

- 1 परमप्रभुले भन्नुभयो, “ती केटा-केटीहरूलाई हेर। तिनीहरूले मेरो आज्ञा पालन गर्दैनन्। तिनीहरू योजनाहरू तयार गर्छन् तर तिनीहरूले मलाई सहायता माग्दैनन्। तिनीहरूले अन्य जातिहरूसँग सम्झौता गर्छन्, तर मेरो आत्माले ती सम्झौताहरू चाहँदैनन्। ती मानिसहरूले स्वयं नै पापमाथि पापहरू थुपार्दछन्।
- 2 ती केटा-केटीहरू सहायता मान्नेलाई मिश्रतिर झर्दछन् यदि त्यसो गर्नु सही थियो? तर तिनीहरू मसँग सहायता माग्नेछन्। तिनीहरूले आशा गर्छन् कि मसँग मिश्रउनले तिनीहरूलाई बचाउँछ। मिश्रले तिनीहरूलाई सुरक्षा गरीस् भन्ने चाहन्छन्।
- 3 “तर म तिमीहरूलाई भन्छु, मिश्रमा लुक्दैमा तिमीहरूलाई सहायता मिल्छ भन्ने छैन। मिश्र तिमीहरूलाई बचाउन सक्ने योग्यको छैन।
- 4 तिमीहरूका अगुवाहरू सियोनमा गइसके र तिमीहरूका राजदूतहरू हानिसमा गए।

5 तर तिनीहरू निराश हुने छन्। तिनीहरू एक अर्का जातिमाथि भरपति रहेका छन् जसले तिनीहरूलाई सघाउन सक्तैनन्। मिश्र काम न दामको छ मिश्रले साथ दिने छैन। मिश्रको कारणले लाज र गिल्ला पार्नेछ।”

यह्दालाई परमेश्वरको सन्देश

6 नेगव क्षेत्रका पशुहरूको निम्ति एउटा शोक सन्देश नेगव एउटा भयानक ठाउँ हो।

यो ठाउँ सिंहहरू, विषालु सर्पहरू र उडने सर्पहरूले भरिएकोछ। तर केही मानिसहरू नेगव भएर यात्रा गर्छन्, तिनीहरू त्यस ठाउँमा गइरहेकाछन् जुन ठाउँले तिनीहरूलाई सघाउन सक्तैन। तिनीहरूले आफ्नो धन-सम्पति गधाहरूको पिठ्यामाथि चढाएकाछन्। तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू ऊँटहरूको पिठ्यामाथि चढाएकाछन्। यसको तात्पर्य हो अरू राष्ट्रहरूमाथि भर पर्ने मानिसहरूलाई यसले सहयोग गर्दैन।

7 त्यो मिश्र एकदमै व्यर्थको जाति हो। मिश्रको सहयोग व्यर्थको छ। यसैले मैले मिश्रलाई भनें, “केही पनि नगरी बस्ने राहाब हो।”

8 अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सक्नुन। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट आगमवमा साक्षी बनिनेछ।

9 यी मानिसहरू त्यस्ता छोराछोरीहरू जस्ता हुन जसले आफ्ना माता पितालाई टेंदैनन्। तिनीहरूले परमप्रभुको शिक्षाहरू मान्नुलाई अस्वीकार गर्दछन्।

10 तिनीहरूले अगमवक्ताहरूलाई भने, “ती हामीले गर्नु पर्ने कामहरूमाथि दृष्टि नराख। हामीलाई सत्य नबताऊ। हामीलाई राम्रो कुराहरू भन जसले हामीलाई स्वस्थ अनुभव हुन सकोस। हाम्रा लागि असल कुराहरू मात्र हेर।

11 ती कुराहरूलाई हेर्ने छाडिदिऊ जुन सौँचिने न हुनेछ। हाम्रो बाटोबाट निस्की हाल अनि इसाएलका परमपवित्रको बारेमा भन्न छोड।”

परमेश्वरबाट मात्र यह्दालाई सहायता आउँदछ

12 इसाएलका परमपवित्र भन्नुहुन्छ, “परमप्रभुबाट आएका सन्देश स्वीकार गर्न तिमीहरू मानेनौ। तिमीहरू लडाइँ गर्न र झटोको सहायतामा बाँच्न चाहन्छौ।

13 तिमीहरू ती कुराहरूको दोषी छौ। यसकारण तिमीहरू चर्किएको अग्लो पखाल जस्तो छौ। त्यो पखाल अचानक ढल्नेछ र टुक्रा-टुक्रा हुनेछ।

14 तिमी ठूलो माटाको टुक्रिएको हौँडी जस्तो छौ। ती टुक्राहरू बेकामेका हुनेछन्। ती टुक्राहरूद्वारा न त तिमीहरू बल्दें गरेको आगो ल्याउन सक्छौ न त कुवाबाट पानी ओसार्न सक्छौ।”

15 परमप्रभु मेरा मालिक, इसाएलका परमपवित्र यही भन्नुहुन्छ, “यदि तिमी मकहौँ फर्किन्छौ भने तिमी सुरक्षित हुनेछौ। अनि ममाथि गरेको भरोसाले तिमीलाई मकहौँ ल्याउने शक्ति हुनेछ। ताकि तिमी शान्तिमा रहन सक्छौ।”

तर तिमीहरू त्यसो गर्न चाँहदैनौ।

16 तिमीहरू भन्छौ, “होइन, हामीलाई भानकालागि घोडाहरू चाहिन्छन्।” त्यो सत्य हो तिमीहरू घोडाहरूमा चढेर भाग्नेछौ। तर तिमी शत्रु चाँडै तिमी पछि लाग्नेछ अनि तिमीलाई भेट्नेछ।

17 एकजना शत्रुले तिमीहरूलाई धम्की दिन्छ र तिमीहरू हजारौँ जना भाग्नेछौ। पाँचजना शत्रुहरूले डर देखाउँदा तिमीहरू सबै भाग्नेछौ। तिमीहरूका सेनाले एउटा खाली चीज मात्र त्यहाँ छाडी जानेछ त्यो पहाडमाथि झण्डा गाड्ने एउटा खम्बा हुनेछ।

परमेश्वरले आफ्ना मानिसहरूलाई सहयोग गर्नुहुन्छ

18 परमप्रभुले तिमीहरूप्रति यही अनुग्रह दर्शाउनु चाहनु हुन्छ। परमप्रभुले प्रतीक्षा गरिरहनु भएको छ। परमप्रभु उठेर तिमीहरूलाई सान्त्वना दिन चाहनु हुन्छ। परमप्रभु परमेश्वर निष्पक्ष हुनुहुन्छ, अनि प्रत्येक मानिस जसले परमप्रभुको साथ पर्छेछ उसलाई अशीर्वाद हुनेछ।

19 परमप्रभुका मानिसहरू यसजालेमा र सियोन पर्वतमा बस्नेछन्। तिमीहरू लगातार रुने छैनौ। परमप्रभुले तिमीहरू रोएको सुन्नु हुनेछ अनि सान्त्वना दिनु हुनेछ। परमप्रभुले तिमी विलाप सुन्नु हुनेछ, अनि उहाँले तिमीलाई सहयोग गर्नुहुनेछ।

20 अतीमा, मेरो मालिकले तिमीहरूलाई दुःख र कष्ट दिनुभयो। त्यो तिमीहरूले खाएको रोटी र पानी जस्तो थियो। तर परमेश्वर तिमीहरूका गुरू हुनुहुन्छ, अनि उहाँ तिमीहरूबाट लगातार लुकेर बस्नु हुनेछैन। तिमीहरूले आफ्ना गुरूलाई आफ्नै आँखाले हेर्न पाउनेछौ।

21 तब यदि तिमीहरूले गलती काम गर्छौ भने वा गलतीबाटो नै गयो भने, तिमीहरूले एक आवाज सुनेछौ तिमीहरूको आफ्ना आवाज पछाडी, “यो तिमीहरूको दाहिने बाटो हो। तिमीहरू यही बाटो जानुपर्छ।”

22 तिमीहरूले सुन र चाँदीले मूर्तिहरूलाई ढाकिदिएका छौ। ती झटो देवताहरूले तिमीहरूलाई फोहरी बनाई दिए। तर तिमीहरूले ती झटो देवताहरूलाई आराधना गर्न रोक्न सक्छौ। तिमीहरूले ती झटो देवताहरूलाई फोहर मैला, कसिगर जस्तै टाढा फाली दिनेछौ।

23 त्यस समय, परमप्रभुले तिमीहरूका निम्ति वर्षा पठाई दिनुहुनेछ। तिमीहरूले भूमिमा बिऊहरू रोप्नेछौ, अनि त्यस भूमिले तिमीहरूका निम्ति खाद्यान्न उब्जाई दिनेछ। तिमीहरूले प्रशस्त बाली पाउनेछौ। आफ्ना पाल्तु पशुहरूका लागि त्यस भूमिले प्रशस्त मात्रामा खाद्यन्न दिनेछ। त्यहाँ तिमीहरूका भेडाका लागि विस्तृत खेक हुनेछ।

24 तिमीहरूका गोरू र गधाहरूले आवश्यक अनुसार सबै प्रकारको दाना पाउनेछन्। पशुहरूका निम्ति दाना यति विघ्न हुन्छ कि पशुहरूलाई दाना दिदा पनि तिमीहरू फरुवा र बेलचाहरू चलाउनेछौ।

25 प्रत्येक पहाड र पर्वतसित पानी भरिएको भन्ज्याङ हुनेछन्। यी कुराहरू धेरै संख्यामा मानिसहरू मारिए पछि अनि भूमिमा धरहराहरू ढलेपछि मात्र हुनेछन्।

26 त्यस समयमा चन्द्रमाको प्रकाश सूर्यको प्रकाश भन्दा चहकिलो हुनेछ। घामको प्रकाश अहिलेको भन्दा सात गुणा बढी चहकिलो हुनेछ। एक दिनको घामको प्रकाश एक साताको प्रकाश जति हुनेछ। यी कुराहरू त्यति बेला हुनेछ जब परमप्रभुले आफ्नो मानिसहरूको घाउहरूमा पट्टी लगाउनु हुनेछ अनि निको पार्नुहुनेछ।

27 हेर! परमप्रभुको नाउँ सुट्ट जग्गाबाट आइरहेछ। उहाँको क्रोध यस्तो आगो झैं छ जो धुवौँको कालो मुसलोसित मिसिए जस्तै छ। परमप्रभुको मुख क्रोधले भरिएको छ र उहाँको जिब्रो ज्वाला जस्तो छ।

28 परमप्रभुको सास एउटा महानदी समान छ जुन त्यतिज्जेल सम्म बढिरहेछ, जब सम्म त्यो घाँटी सम्म पुग्दैन। परमप्रभुले राष्ट्रहरूमाथि न्याय गर्नुहुनेछ। परमप्रभुको न्याय गराई राष्ट्रहरूलाई विनाश चाल्नीमा चले झैं हुनेछ। परमप्रभुले तिनीहरूलाई आफ्नो मुठीमा ल्याउनु हुनेछ। त्यो काबु पखालाई रत्याउनु लगाइएको लगाम जस्तै हुनेछ। त्यसले तिनीहरूलाई विनास तिर डोर्‍याउनेछ।

29 त्यस समय, तिमीहरूले खुशीको गीतहरू गाउने छौ। त्यो समय ती रातहरू झैं हुनेछ जब तिनीहरू आफ्नो उत्सव मनाउन शुरू गर्छौ। त्यतिबेला तिमीहरू ती मानिसहरू झैं खुशी हुनेछौ। जो इसाएलको चट्टान परमप्रभुको पर्वतमा जाँदा बाँसुरीको धुन सुनेर खुशी भएका थिए।

30 परमप्रभुले उहाँको महान वाणी सन् मानिसहरूलाई विवश पार्नु हुनेछ। परमप्रभुले आफ्नो रिसले शक्तिशाली पाखुरा तल झरेको हेर्न मानिसहरूलाई विवश पार्नु हुनेछ। त्यो पाखुरा सम्पूर्ण कुराहरू जलाई दिने भयानक आगो सरह हुनेछ। परमप्रभुको शक्ति वर्षा र अरिना बर्साउने भयानक त्फान जस्तो हुनेछ।

31 परमप्रभुको आवाज सुनेपछि अश्रू डराउने छ। परमप्रभुले अश्रूलाई राजदण्डले हिकाँउनु हुनेछ।

32 परमप्रभुले अश्रूलाई हिकाँउँदा त्यो खैजडी र वीणाहरू बजाइएको जस्तो हुनेछ। परमप्रभुका टूला पाखुराले अश्रूलाई हराउनु हुनेछ।

33 धेरै पहिले देखि नै तोपेलाई तयार पारिएको छ। यो राजाको लागि तयार छ। यो एकदम गहिरो र चौडावाला थियो। त्यहाँ दाउराको थाक र आगो छ। अनि परमप्रभुको सास बलिरहेको गन्धकको त्फान जस्तै आउने छ अनि यो बल्नेछ।

31

इस्राएल परमेश्वरको शक्तिमा आश्रित हुनपर्छ

1 मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोचदछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोचदछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।

2 तर, उहाँ परमप्रभु हुनुहुन्छ जो ज्ञानी हुनुहुन्छ। अनि परमप्रभुले नै उनीहरूका विरुद्ध कष्ट ल्याइदिनु हुन्छ। मानिसहरूले परमप्रभुको आज्ञालाई परिवर्तन गर्न सक्तैनन्। परमप्रभु उठनु हुनेछ र दुष्ट मानिसहरूका विरुद्ध लडनु हुनेछ। अनि परमप्रभु ती मानिसहरूका विरुद्ध लडनु हुनेछ जसले दुष्ट मानिसहरूलाई सघाउन सहायता गर्छन्।

3 मिश्रका जनताहरू केवल मानिसहरू मात्र हुन् परमेश्वर होइनन्। मिश्रबाट आएका घोडाहरू केवल पशुहरू मात्र हुन् आत्मा होइनन्। परमप्रभुले आफ्नो हात फैलाउनु हुनेछ र सहायता गर्नेहरू पराजित हुनेछन्। अनि सहायता चाहाने मानिसहरू पतन हुनेछन्। ती सबै मानिसहरू-सँगै नाश हुनेछन्।

4 परमप्रभुले मलाई भन्नुभयो “जब एउटा सिंह अथवा सिंहको बच्चाले खानलाई पशु पक्रन्छ, सिंह मृत पशुको छेउमा उभिन्छ अनि गर्जन्छ। त्यसबेला कसैले पनि टूलो सिंहलाई डर देखाउन सक्तैन। सिंह यदि मानिसहरू आएर कराए पनि डराउँदैन। मानिसहरू टूलो स्वरमा कराए पनि सिंह भाग्दैन।”

यस्तै प्रकारले, सेनाहरूका परमप्रभु सियोन पर्वतमा झर्नु हुनेछ। परमप्रभुले त्यस पर्वतमाथि लडाइँ गर्नु हुनेछ।

5 चराहरू आफ्ना गुँडहरूमाथि उडीहेर जस्तै गरी सेनाहरूका परमप्रभुले यरूशलेमलाई बचाउनु हुन्छ। परमप्रभुले उसलाई बचाउनु हुन्छ। परमप्रभुमाथिबाट जानुहुनेछ र यरूशलेमलाई बचाउनु हुनेछ।

6 इस्राएलका नानीहरूले परमेश्वरको विरुद्ध विद्रोह गरे। तिमीहरू परमेश्वरकहाँ फर्केर आउने पर्नेछ।

7 तब मात्र मानिसहरू ती सुरू र चौडीले बनिएका मृत्तिका मृत्तिका पत्र छाड्नेछन्। तिमीहरूले ती मृत्तिका बनाएर साँच्चि नै पाप कमायो।

8 यो साँचो हो अश्रू तरवारले पराजित हुने नै छ। तर त्यो तरवार मानिसको तरवार हुने छैन। अश्रू परमप्रभुको तरवारदेखि भागि जाने छ। तर युवकहरूलाई समातेर नोकर बनाइने छ।

9 तिनीहरूका सुरक्षाको ठाउँ ध्वंस हुने छ। तिनीहरूका अगुवाहरू पराजित हुनेछन् र झन्डा छोडेर भाग्नेछन्।

परमप्रभुले यी सबै कुराहरू भनी सक्नु भयो। परमप्रभुको अग्नि स्थान सियोनमाथि छ। परमप्रभुको सियोन र भट्टी यरूशलेम हो।

32

अगुवाहरू असल र शिष्ट हुनु पर्छ

1 यो कुरा ध्यान दिएर सुन जो म भन्छु। राजा सदाचारी हुनु पर्छ जसले दया ल्याउन सक्छ। अगुवाहरूले मानिसहरूलाई नेतृत्व दिदा निष्पक्ष निर्णय लिनु पर्छ।

2 यदि यस्तो हुन्छ भने राजा हावा पानीबाट लुक्ने ठाउँ हुनुहुनेछ अनि सुक्खा जमीनमा पानीको धारा हुनुहुनेछ। यस गरम ठाउँमा टूलो चट्टानको शीतल छाँया हुनेछ।

3 मानिसहरू राजासँग सहायता माग्नलाई त्यतातिर जान्छन् अनि मानिसहरूले साँच्चै नै उहाँका कुरा सुनेछन्।

4 मानिसहरू जो अहिले अन्योलमा परेका छन्, पछि तिनीहरू बुझ्न सक्ने योग्यका हुनेछन्। जुन मानिसहरूले स्पष्ट बोल्न सक्दैनन् तिनीहरू अब स्पष्ट र छिटो बोल्नेछन्।

5 मूर्ख मानिसहरूलाई महान मानिसहरू भनिने छैन। मानिसहरूले तिनीहरूलाई आदर गर्दैनन्। जसले गुप्त रूपमा योजना बनाउँछन्।

6 मूर्ख मानिसहरूले मूर्ख कुराहरू नै गर्छन्, अनि उसको हृदयमा दुष्ट कामहरू गर्ने योजनाहरू हुँदछन्। मूर्ख मानिसहरूले ती कुराहरू नै गर्न चाहन्छन् जुन गल्ती छ। मूर्ख मानिसहरूले गरीब मानिसहरूलाई भोजन गर्न दिँदैनन्। मूर्ख मानिसहरूले परमप्रभुको बारेमा अधार्मिक कुराहरू भन्दछन्। मूर्ख मानिसहरूले तिर्खाएका मानिसहरूलाई पानी पिउन दिँदैनन्।

7 त्यस मूर्ख मानिसले पापलाई हतियार जस्तो चलाउँदछ। उसको योजनाहरूले गरीब मानिसहरूबाट सबै थोकहरू लुट्ने बाटो बनाउँदछ। त्यो मूर्ख मानिसले गरीब मानिसहरूको विषयमा झटो कुराहरू गर्दछ। अनि त्यस्ता झटो कुराहरूबाट गरीब मानिसहरू निष्पक्ष रूपबाट न्याय पाउनदेखि वञ्चित हुँदछन्।

8 तर असल अगुवाको योजनाहरू राम्रो काम गर्नलाई नै हुँदछ। अनि ती असल कुराहरूले नै उसलाई असल अगुवा बनाउँदछ।

काठिन समय

9 तिमीहरू मात्र कतिपय स्त्रीहरूलाई अहिले शान्ति छ। तिमीहरूले सुरक्षित अनुभव गरिरहेका छौ। तर तिमीहरूले उभिएर मैले भनेका कुराहरू सुन्नु पर्छ।

10 तिमी स्त्री मानिसहरूले अहिले सुरक्षित अनुभव गरिरहेका छौ, तर एक वर्ष पछि तिमीहरू कष्टमा पर्ने छौ। किन? किनभने तिमीहरूले आउने वर्षमा दाखहरू बटुल्न सक्ने छैनौ। त्यहाँ बटुल्नलाई दाखहरू नै हुनेछैन।

11 स्त्रीहरू, तिमीहरू अहिले शान्त छौ, तर तिमीहरू भयभीत हुन पर्ला। स्त्रीहरू हो अहिले तिमीहरू शान्त अनुभव गरिरहेका छौ तर तिमीहरू चिन्तित हुन पर्नेछ। तिमीहरूको राम्रो लुगाहरू खोली देऊ अनि शोकको लुगाहरू लगाऊ। आफ्ना कम्मरमा वरिपरि ती लुगाहरू बेर।

12 ती शोकमा लगाउने लुगाहरू आफ्ना दुःखहरूले भरिएका छातीमा लगाऊ।डाको छोडेर विलाप गर, किनभने तिमीहरूका खेतहरू रिता छन्। तिमीहरूका दाखका बोटहरूले एकपल्ट फल दिए तर अहिले तिनीहरू रिता छन्।

13 मेरा मानिसका जमीनका लागि डाँको छोडेर स्रु। किनभने त्यहाँ काँदा र सिउँडी मात्र उम्रनेछ। ती शहरको निम्ति अनि सबै घरहरूको निम्ति बिलाप गर जुन एक पल्ट आनन्दले भरिपूर्ण थिए।

- 14 मानिसहरूले प्रमुख शहर छोडेर जानेछन्। तिनीहरूले राजमहल र रक्षा धरहराहरू छोड्नेछन्। मानिसहरू घरहरूमा बसे छैनन्। तिनीहरू ओडारहरूमा बसेछन्। जंगली गधाहरू र भेडाहरू शहरमा बसेछन् अनि त्यहाँ घाँस खान पशुहरू जानेछन्।
- 15 जब परमप्रभुले माथिबाट आफ्नो आत्मा दिनु हुँदैन तब सम्म हुनेछ। अब त्यस देशमा धर्म छैन। यो मरुभूमि सरह भएको छ।
- 16 तर भविष्यमा त्यो मरुभूमि कर्मेल जस्तै मलिलो जमीन हुनेछ। न्याय निष्पक्ष हुनेछ। अनि मलिलो खेत हरियो जङ्गल सरह हुनेछ-त्यहाँ धार्मिकताको हुनेछ।
- 17 त्यो धार्मिकता शान्ति र सुरक्षा सदाका निम्ति रहनेछ। तिनीहरू चुपचाप शून्य र शान्तिमय ठाउँमा बसे छन्।
- 18 मेरा मानिसहरू एकदमै सुरक्षित अनि शान्तिपूर्ण ठाउँमा बसेछन्।
- 19 तर यी कुराहरू हुन अघि नै वन-पतन हुने पर्छ। त्यो शहर परास्त हुने पर्छ।
- 20 तिनीहरू कतिपय मानिसहरूले खोलाको छेउछाउमा बिऊहरू रोप्नेछन्। आफ्ना गोरु र गधाहरूलाई स्वतंत्र रूपमा त्यहाँ चर्न र खान दिनेछन्। तिनीहरू एकदम खूशी हुनेछौं।

33

दृष्टले दृष्टता मात्र उत्पन्न गर्छ

- 1 हेर, तिमीहरू युद्ध गर्छौं र मानिसहरूका चीजबीजहरू लुटपीट पाछौं, तर ती मानिसहरूले तिमीहरूबाट केही पनि लुट्दैनन्। तिमीहरू मानिसहरूको विरुद्ध जानेछौ, तर ती मानिसहरू तिमीहरूका विरुद्ध कहिल्यै उभिने छैनन्। यसर्थ तिमीहरूले जब चोर्न छोड्नेछौ, अरु मानिसहरूले चोरी गर्न थाल्नेछन्। जब तिमीहरू मानिसहरूको विरुद्ध उभिनु छोड्नेछौ अरु मानिसहरू तिमीहरूका विरुद्ध उभिनु थाल्नेछन्।

- 2 हे परमप्रभु, हामीमा अनुग्रह गर्नुहोस्।

हामी तपाईंको सहायतकोलागि पर्खिरहेका छौं।

परमप्रभु, हामीलाई प्रत्येक बिहान शक्ति प्रदान गर्नुहोस्, कष्टमा हाम्रो उद्धार हुनुहोस्।

- 3 तपाईंको प्रभावपूर्ण सोरले मानिसहरूलाई भयभीत पार्दछ।

अनि तिनीहरू तपाईंदेखि भाग्नेछन्।

तपाईंको महानताले जातिहरूलाई भगाउँछ।

- 4 तिमीहरूले युद्धमा चोरेका चीजबीजहरू तिमीहरूबाट खोसिनेछन्। धेरै-धेरै मानिसहरू आउनेछन् र तिमीहरूको धन सम्पत्ति लुटेर लानेछन्। यो त्यस्तो समय हुनेछ जब सलहहरू आएर तिमीहरूका सबै अन्नहरू खानेछन्।

5 परमप्रभु महान हुनुहुन्छ। उहाँ एकदम उच्च ठाउँमा बसुहुन्छ। परमप्रभुले सियोनलाई न्याय अनि धार्मिकताले भरिपूर्ण पार्नुहुनेछ।

- 6 यस्शालेम तिमी सम्पन्न छौ। तिनी ईश्वरी ज्ञान र बुद्धिले सम्पन्न छौ। तिमीहरू मुक्तिले समृद्ध छौ। तिमीहरू परमप्रभुको आदर गर्छौ, अनि त्यसैले तिमीहरू समृद्ध छौ। यसर्थ तिमीहरू जान्न सक्छौ तिमीलाई यस्तै भइरहनेछ।

7 तर ध्यान दिएर सुन। वीर मानिसहरू बाहिर रोइरहेकाछन्। ती सन्देशवाहकहरू जसले शान्ति ल्याउँछन् तिनीहरू डाको छोडेर रोइरहेकाछन्।

- 8 बाटोहरू ध्वंस भएका छन्। कोही पनि गल्लीहरूमा हिडेका छैनन्। मानिसहरूले जुन सन्धि गरेका थिए त्यसलाई भङ्ग गरिदिएकाछन्। मानिसहरूले गवाहीहरूले दिएको प्रमाण अस्वीकार गरेकाछन्। कसैले पनि अरुलाई आदर गर्दैनन्।

9 यो भूमि रोगी भएको छ। लबानोन शर्ममा परेर आइलायो र शरान खार्डी सुक्छा र रित्तो भएको छ। बाशान र कर्मलले एकपल्ट सुन्दर पातहरू उब्जाउने थियो तर अहिले ती पातहरू उब्जिन बन्द भएका छन्।

10 परमप्रभु, भन्नुहुन्छ, “अब म उभिनेछु र मेरो महानता देखाउँछु। अब म मानिसहरूकालागि महत्वपूर्ण हुनेछु।

- 11 तिमीहरूले अनुचित कामहरू गर्छौ। ती कुराहरू पराल जस्ता हुन्। तिनीहरू केही काम लाग्ने छैनन्। मेरो आत्मा आगो जस्तो हुनेछ अनि यसले तिमीलाई जलाउनेछ।

12 मानिसहरू त्यतिबेला सम्म जल्नेछन् जब सम्म उनीहरूका हड्डीहरू जलेर सेतो चूना जस्तो हुँदैन। मानिसहरू चाँडै काँडाहरू र सुख्खा घाँसहरू जस्तै बालिनेछन्।

13 “टाढा देशहरूमा हुने मानिसहरू, मैले गरेका ती कुराहरू सुन। मानिसहरू जो मेरा नजिकमा छौ मेरो शक्तिको बारेमा बुझ।”

- 14 सियोनमा भएका पापीहरू ब्रसित छन्। ती मानिसहरू जसले नरात्रा कामहरू गर्छ उनीहरू डरले काम्दछ। तिनीहरूले भने, “के हामी मध्ये कोही यस आगोबाट छिर्न सक्छौं जसले खरानी बनाउँछ? यस आगोको छेउमा बस सक्छौ जसले पोल्दछ?”

15 असल, धार्मिक मानिसहरू जसले पैसाको लागि अरुलाई चोट पुर्याउन चाहँदैनन्, तिनीहरू यस आगोबाट छिरेर पनि बाँच्न सक्छन्। तिनीहरूले घुसहरू लिन स्वीकार गर्दैनन् तिनीहरू अरुलाई हत्या गर्ने योजनाहरू फर्केर पनि हेर्दैनन्।

- 16 ती मानिसहरू उच्च ठाउँहरूमा सुरक्षित बसे छन्। तिनीहरूले सधैं भोजन र पानी पाउनेछन्। तिनीहरू उच्च चटाने किल्लाहरूमा सुरक्षित बसेछन्।

17 तिमीहरूले आफ्ना आँखाहरूले राजालाई उहाँको आफ्नो सुन्दरतामा देखेछौ। तिमीहरूले महान देश देखेछौ।

- 18-19 तिमीहरूले पहिलेका दुःख र यातनाहरूको बारेमा सोच्नेछौ। तिमीहरूले सोच्नेछौ, “कहाँ छन् ती अन्य देशहरूबाट आएका मानिसहरू? तिनीहरूले बोलेको भाषा हामी बुझ्न सक्दैनौ। अरु जग्गाबाट आएका ती अधिकारीहरू र कर उठाउनेहरू कहाँ गएका छन्? जसले हाम्रा सतर्कता संरक्षण गरे ती गुप्तचर कहाँ छन्? तिनीहरू सबै गए। तिमीहरूले फेरि तिनीहरूलाई देखे छैनौ।”

परमेश्वरले यस्शालेमको रक्षा गर्नु हुनेछ

- 20 सियोनमा हेर, हाम्रा धार्मिक चाडहरूको शहर। यस्शालेमा हेर-त्यो विश्रामको सुन्दर ठाँउ यस्शालेम एउटा पाल लगाइएको ठाउँ जस्तै हो जुन कहिल्यै उखेल्दिने छैन। खाँदाहरू जसलाई उसले समातेर राखेको छ त्यो कहिल्यैमाथि तानिने छैन। उसका कीलाहरू कहिल्यै चुँडिने छैन।

21-23 किन? किनभने सेनाहरूका परमप्रभु त्यहाँ हुनुहुन्छ। त्यो जग्गा खोला र फैलिएको नदीहरूको ठाउँ हो। तर त्यहाँ कुनै पनि शत्रुहरूका नावहरू र शक्तिशाली जहाजहरू छैनन्। तिमीहरू जो त्यस नाँवहरूमा काम गरिरहेछौ तिमीहरू डोरीहरू सहित ती कामबाट भाग्न सक्छौ। तिमीहरू एकदम दरिलो खम्बा बनाउन सक्दैनौ। तिमीहरू पालहरू खोल्न सक्ने हुँदैनौ। किन? किनभने परमप्रभु नै हाम्रा न्यायकर्ता हुनुहुन्छ। परमप्रभुले

हामीलाई व्यवस्था गरिदिनु हुन्छ। परमप्रभु नै हाम्रा राजा हुनुहुन्छ। उहाँले नै हामीलाई बचाउनु हुन्छ। यसैले परमप्रभुले हामीलाई प्रशस्त धन सम्पत्ति दिनु हुन्छ। लड्गुवा मानिसहरूले पनि युद्धमा ठूलो सम्पत्ति जित्नेछ।

24 त्यहाँ बसेहरू कसैले पनि भन्ने छैन, “म बिरामी छु।” त्यहाँ बसे मानिसहरू ती मानिसहरू हुन् जसका पापहरू क्षमा गरिएको छ।

34

परमेश्वरले आफ्नो शत्रुहरूलाई दण्ड दिनुहुन्छ

1 सारा जाति जातिका मानिसहरू हो नजिकै आओ र ध्यान दिएर सुनु। तिमीहरू सबैले एकदम ध्यान दिएर सुनुपर्छ। पृथ्वीमाथि भएका सबै मानिसहरूले यी कुराहरू सुनुपर्छ।

2 परमप्रभु ती सारा जातिहरू र आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ। परमप्रभुले ती सबैलाई नाश गर्नु हुनेछ। उहाँ नै तिनीहरूका मृत्युको कारण हुनुहुनेछ।

3 तिनीहरूका मारिएकाहरू बाहिर फ्याँकिने छन्। तिनीहरूका लाशहरूबाट नराम्रा दुर्गन्धहरू आउनेछ, अनि रगतहरू पर्वततिर झर्दै बग्नेछ।

4 आकाश किताब पढिसके पछि बन्द गरे जस्तै हुनेछ। अनि ताराहरू झर्नेछन् जसरी दाखका रूखहरू र जैतूनका रूखहरूबाट पातहरू झर्दछ। आकाशमा भएका सारा ताराहरू झर्नेछन्।

5 परमप्रभु भन्नुहुन्छ, “यस्तो घट्ने नै छ जब मेरो तरवार आकाशमा रगतले लतपत् हुन्छ।”

हेर! परमप्रभुको तरवारले एदोमलाई काट्नेछन् परमप्रभुले ती मानिसहरूलाई अपराधी ठहराउनु भएकोछ। अनि तिनीहरू मर्नु नै पर्छ।

6 किन? किनभने परमप्रभुलाई भेडा र बाख्राको प्रशस्त बलि लिइसक्नु भएको छ। परमप्रभुले निर्णय लिनु भएको छ कि बोझा र एदोममा संहारको समय आउनु नै पर्छ।

7 यसकारण भेडाहरू, गोरूहरू, बाछाहरू र भैसीहरू मारिनेछन्। जमीन तिनीहरूको रगतले भरिने छ। फोहर-मैला पनि तिनीहरूका बोसोले छोपिनेछ।

8 ती कुराहरू हुने नै छन्, किनभने परमप्रभुले दण्ड दिने समय निर्णय गरिसक्नु भयो। परमप्रभुले वर्ष पनि चुनिसक्नु भयो। मानिसहरूले सियोनले गरेका कामहरूको परिणाम भोग्नु नै पर्नेछ।

9 एदोमका नदीहरू अलकत्रा जस्तो तातो हुनेछ। एदोमको धूलो जलिरहेको गन्धक जस्तो हुनेछ।

10 दिन-रात आगो बलिनैरहेछ। कसैले पनि त्यो आगो थाम्न सक्तैन। एदोमबाट धूर्वा निरन्तर निस्काएछ। त्यो ठाउँ सदा सर्वदाको लागि ध्वंस हुनेछ। कोही पनि त्यस ठाउँबाट कहिल्यै यात्रा गर्न सक्ने छैनन्।

11 चराहरू र पशुहरूका आफ्नै ठाउँ हुनेछ। लाटाकोसेरोहरू, उल्लुहरू र कागहरू त्यहाँ बसे छ। त्यो ठाउँलाई “रितो मरुभूमि” भनिनेछ।

12 त्यस ठाउँका असल नागरिकहरू र अगुवाहरू सबै गई सके। अनि त्यहाँ शासन गर्नलाई केही पनि छाडिएको छैन।

13 ती सुन्दर घरहरूमा काँढाहरू र वन-झारहरू उम्रिनेछ। जङ्गली कुकुरहरू र लाटकोसेरोहरू ती घरहरूमा बसे छन्। जङ्गली पशुहरूले त्यहाँ बासस्थान बनाउनेछन्। ठूला-ठूला चराहरू त्यहाँ उम्रेका घाँसहरूमा बसेछन्।

14 जङ्गली बिरालोहरू त्यहाँ ब्बोसोहरूसँग बसे छन्। अनि जङ्गली बाख्राहरूले आफ्ना साथीहरूलाई बोलाउनेछन्। रातका पशुहरूले त्यस ठाउँको हेरचाह गर्दै त्यहाँ विश्राम गर्ने ठाउँ पाउँछन्।

15 सर्पहरूले त्यहाँ आफ्नो बासस्थान बनाउने छन्। सर्पहरूले कालो ठाउँहरूमा अण्डाहरू पार्नेछन्। अण्डाहरू फुटेर त्यहाँबाट स-साना सर्पहरू घुम्दै निस्कनेछन्। चराहरू जसले मेरका चीजहरू खान्छन् आइमाईहरू आफ्ना साथीहरूसँग भेट्न आए जस्तै भेला हुनेछन्।

16 परमप्रभुको पुस्तकमा हेर! पढ, त्यहाँ के लेखिएको छ। केही पनि हराएको छैन। यो पुस्तकमा लेखिएको छ कि ती पशुहरू भेला हुनेछन्। परमेश्वरले भन्नुभयो उहाँले तिनीहरूलाई त्यहाँ एकै साथ भेला गर्नुहुनेछ। यसकारण परमेश्वरको आत्मा तिनीहरूसँग मिल्नेछ।

17 तिनीहरूलाई के गर्नु पर्ने परमेश्वरले निर्णय गर्नुहुनेछ। तब परमेश्वरले तिनीहरूको निम्ति ठाउँ तयार पार्नुहुनेछ। परमेश्वरले धर्का कोरैर तिनीहरूलाई आफ्नो ठाउँ देखाई दिनुहुनेछ। यसैले पशुहरूले आफ्नो ठाउँ बनाउने छन्। तिनीहरू त्यहाँ सधैंका लागि बसेछन्।

35

परमेश्वरले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुनेछ

1 खडेरीले ढडेको भूमिमा त्यस समयमा पानीको खोला बग्नेछ। सुख्खा जग्गाहरूमा पानीको कुवाहरू हुनेछन्।

2 जुन ठाउँ एक समय पशुहरूको अर्धीमा थियो त्यहाँ अल्ला-अल्ला जल वृक्षहरू हुनेछन्। मरुभूमि फुलेका फूलहरूले भरिपूर्ण हुनेछ अनि यसले आफ्नो खुशीयाली दर्शाउनेछ। यो यस्तो प्रफुल्लित हुँदछ कि मरुभूमि खुशीले नाचिरहेकोछ। मरुभूमि लबानोनको बगेँचा जस्तो हुनेछ। यस्तो हुने नै छ किनभने मानिसहरूले परमप्रभुको महिमा देखेछन्। मानिसहरूले हाम्रो परमप्रभुको सुन्दरता देखेछन्।

3 कमजोर पाखुराहरू फेरि बलियो पार। कमजोर गोडाहरू दरिलो पार।

4 मानिसहरू भयभीत र अन्धोत्तमा परेका छन्। ती मानिसहरूलाई भन, “बलियो होऊ, नडराऊ।” हेर, तिमीहरूका परमेश्वर आउनु हुनेछ अनि शत्रुहरूलाई दण्ड दिनुहुनेछ। उहाँ आएर तिमीहरूलाई पुरस्कार दिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ।

5 तब अन्धा मानिसहरूले फेरि पनि देख्न सक्नेछन्। तिनीहरूका आखाँहरू खोलिने छन्। तब बहिराले पनि सुन्न सक्ने छन्। तिनीहरूका कानहरू खोलिने छ।

6 लड्गुवा मानिसहरू मुग जस्तो नाच्ने छन्। अनि बोल्न नसक्ने लाटा मानिसहरूले पनि आफ्ना स्वरले खुशीको गीतहरू गाउनेछन्। यो त्यति बेला हुनेछ जब मूलको पानी मरुभूमिमा बँसिन थाल्ने छ। झरनाहरू सकेको ठाउँहरूमा बहनेछ।

7 बल्दै गरेको तातो भूमिमा पानीको धाराहरू हुनेछ। सुखा ठाउँहरूमा झरनाहरू हुनेछन्। भईबाट पानी बग्नेछ। त्यहाँ अल्ला जलीय रूखहरू उम्रिनेछन् जहाँ एक समय पशुहरूले शासन गरेका थिए।

8 त्यसबेला, त्यहाँ एउटा मुलाबाटो बनिनेछ र त्यसलाई “पवित्र मार्ग” भनिनेछ। दुष्ट मानिसहरूलाई त्यहाँ हिंड्ने अनुमति दिइने छैन। कुनै मूर्ख त्यस बाटोबाट हिंड्न पाउने छैन। खाली असल मानिसहरू त्यस मार्ग भएर हिंड्ने छन्।

9 त्यस बाटोमा कुनै प्रकारको खतरा हुने छैन। त्यहाँ मानिसहरूलाई घात पार्ने कुनै सिंहहरू हुने छैन। त्यस बाटोमा कुनै प्रकारको हिसक पशुहरू हुने छैन। परमेश्वरले मानिसहरूको लागि त्यो बाटो जोगाई राख्न भएको हो।

10 परमेश्वरले आफ्ना मानिसहरूलाई स्वतन्त्र पारिदिनु हुनेछ। अनि ती मानिसहरू उहाँकहाँ फर्केर आउनेछन्। मानिसहरू खुशी हुने छन् जब उनीहरू स्थियोनभित्र आउने छन्। मानिसहरू सदा-सर्वदाको लागि खुशी हुनेछन्। तिनीहरूको खुशी उनीहरूको शिरको मुकुट हुनेछ। तिनीहरूको रमाहट र आनन्दले तिनीहरूलाई भरिपूर्ण पार्नेछ। शोक र उदासीनताको दिनहरू टाढा-टाढा भाग्नेछन्।

36

अशरहस्तले यहूदामा आक्रमण गर्दछ

1 हिजकियाह राजा भएको चौधौं वर्षमा अशरका राजा सनहेरीब यहूदाका मुख्य शहरहरूको विरुद्ध लडाईं लड्न गए। सनहेरीबले ती शहरलाई पराजित गरे।

2 सनहेरीबले आफ्ना कप्तानसँग विशाल सेनाहरू यसशलेममा राजा हिजकियाहकहाँ पठाए। कप्तान र उनका सेनाहरू लाकीश छाडेर यसशलेम तिर गए। तिनीहरू माथिल्लो झार्डीको जलमार्ग नजिक रोकिए। (माथिल्लो पोखरी धोबीको खेत जाने बाटोतर्फ पर्छ।)

3 यसशलेमबाट तीन जना पुरुषहरू कप्तानसँग कुरा गर्न गए। तिनीहरू हुन हिल्कियाहको छोरो एल्याकीम, आसापको छोरो योआ अनि शेब्ना। एल्याकीम राजदरबारका प्रशासक थिए। योआ लेखापाल थिए। अनि शेब्ना दरबारको सचिव थिए।

4 कप्तानले तिनीहरूलाई भने, “हिजकियाहलाई, महाराज, अशरका राजाले यसो भन्छन्,

“ तिमीहरूले सहायताको लागि केमा भरोसा गरिरहेकाछौ?

5 म तिमीहरूलाई भन्दछु यदि तिमीहरूले शक्ति र युद्धको योजनामा भरोसा गर्दछौ, यो व्यर्थ हो। तिमीहरू खोक्रा शब्दहरू बाहेक केही होइनन्। अब म तिमीहरूलाई सोध्दछु, तिमीहरूकोमाथि भरोसा गरेर मेरो विरुद्धमा विद्रोह गरिरहेका छौ?

6 के तिमीहरू सहयोगको लागि मिश्रमाथि भर परिरहेकाछौ? मिश्र एउटा भाँचिएको लौरो जस्तो छ। यदि तिमीहरू सहायताको लागि त्यता ढल्किन्छौ भने, त्यसले केवल तिमीहरूलाई चोट पुर्याउनेछ र तिप्रो हातमा दुलो पारिदिनेछ। मिश्रका राजा फिरऊनमाथि कसैले पनि भरोसा राख्न सक्दैन।

7 “ तर तिमीहरू यसो भन्न सक्छौ, “हामी आफ्ना परमप्रभु परमेश्वरबाट सहायता पाउने भरोसा गरिरहेछौ।” तर म जान्दछु हिजकियाहले ती वेदीहरू र उच्च स्थानहरू ध्वंस पारे जहाँ मानिसहरूले परमप्रभुलाई पूज्दथे। अनि हिजकियाहले यहूदा र यसशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यसशलेमको एउटा बेदीमा आराधना गर्नुपर्छ।”

8 “ यदि तिमीहरू अन्न लडाईं गर्न चाहन्छौ भने मेरो मालिक, अशरका राजाले तिमीहरूसँग यो सम्झौता गर्नेछन्। यदि तिमीहरूले युद्धको लागि घोड-सवारहरू पाउन सक्छौ भने म दुइ हजार घोडाहरू दिने वचन दिन्छु।

9 तर त्यसो हुँदा पनि तिमीहरूले मेरो मालिकका निम्न स्तरका अधिकारीहरू सम्मलाई पराजित गर्न सक्दैनौ। यसकारण किन तिमीहरू लगातार मिश्रका रथहरू र घोड-सवारी सेनाहरूमा भर पर्छौं?

10 “ अहिले के तिमीहरू सोच्दछौ कि म परमप्रभुको सहयोग बिना यो देश ध्वंस गर्न आएको थिएँ? होइन! परमप्रभुले मलाई भन्नुभयो, “यो देशको विरुद्ध उठ, जा र ध्वंस पार।” ’ ”

11 तब एल्याकीम, शेब्ना र योआहले रबशाकेलाई भने, “दया गरेर हामी प्रति अरामी भाषामा बोल्नु होस्। हामी त्यो भाषा बुझ्छौ। हामीसित यहूदी भाषामा नबोल्नु होस्। यदि तिमीले हाम्रो भाषा प्रयोग गर्थौ भने शहरका पर्खालहरूमा भएका मानिसहरूले पनि बुझ्नेछन्।”

12 तर रबशाकेले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिकहरूसित मात्र बोल्न पठाएको होइन। मेरो मालिकले ती मानिसहरूसँग पनि बोल्न पठाए जो पर्खालहरूमाथि बसिरहेका छन्। ती मानिसहरूसँग खाद्य र पानी सम्म छैन, तिमीहरूले जस्तै तिनीहरूले आफ्नै दिशा खानेहरू र आफ्नै पिसाब पिउनेछन्।”

13 तब रबशाके यहूदी भाषामा साह्रो चिच्याए अनि यसो भने,

14 “अशरका महाराजाको यो सन्देश सुन:

“ हिजकियाहले तिमीहरूलाई मूर्ख नबनावोस। उसले आफ्नो शक्तिले तिमीहरूलाई बचाउन सक्दैन।

15 हिजकियाहमाथि भरोसा नगर जब उसले भन्दछ, “परमप्रभुमा भरोसा गर! परमप्रभुले निरन्ध्र हामीलाई बचाउनु हुनेछ। परमप्रभुले अशरका राजालाई यो शहर परास्त गर्न दिनुहुने छैन।”

16 “ हिजकियाहबाट ती शब्दहरू नसुन। अशरका महाराजाको कुरा सुन। अशरका राजाले भन्दछ, “हामीले एउटा सम्झौता गर्नुपर्छ। तिमीहरू शहरबाट मकहाँ आउनु पर्छ। तब मात्र प्रत्येक मानिसले आफ्नो घर जानलाई स्वतन्त्र हुनेछ। प्रत्येक मानिसले आफ्ना दाखको बोटबाट स्वतन्त्र रूपले दाख खान पाउनेछ। अनि प्रत्येक मानिसले स्वतन्त्र रूपमा आफ्नो नेभाराको बोटबाट फल खान पाउने छ। प्रत्येक मानिसहरूले आफ्ना इनारबाट स्वतन्त्र रूपमा पानी पिउन पाउने छ।

17 जबसम्म म आउँदिन तिमीहरूले त्यसो गर्न सक्छौ अनि तिमीहरू प्रत्येकलाई त्यस भूमिमा लिएर जाँदिन जो तिमीहरूसकै आफ्नो जस्तै छ। त्यस नयाँ देशमा तिमीहरूले राम्रो अन्न र नयाँ दाखरस, रोटी अनि अङ्गुरका लहराहरू पाउनेछौ।”

18 “ हिजकियाहलाई कष्ट पुर्याउन नदेऊ। हिजकियाह भन्दछ, “परमप्रभुले हामीलाई बचाउनु हुने छ।” तर म तिमीहरूलाई सोध्छु, के अन्य जातिहरूका देवताहरूले तिनीहरूको देशलाई अशरका राजाबाट बचाउन सक्थे? होइन।

19 हमात र अर्पादाका देवताहरू कहाँ छन्? तिनीहरू परास्त भए। सपबैमका देवताहरू कहाँ छन्? तिनीहरू परास्त भए! के तिनीहरूले शक्तिद्वारा सामरियालाई बचाए? होइन।

20 के अन्य देवताहरूले अरु देशहरूमा मबाट आफ्ना ठाउँहरू बचाए? अहँ! के परमप्रभुले मबाट यसशलेम बचाउन सक्नुहोला त?’ ”

21 तर यसशलेमका मानिसहरू एकदम चुपचाप थिए। तिनीहरूले एक शब्द पनि कप्तानलाई भनेन किनभने राजा हिजकियाहले तिनीहरूलाई हुकुम दिएका थिए। उनले भने, “उसलाई केही पनि नभन।”

22 त्यसपछि राजदरबारका व्यवस्थापक (हिल्कियाहको छोरो एल्याकीम), राजकीय सचिव शेब्ना अनि धर्मशास्त्री आसापको छोरो योआ हिजकियाह कहाँ गए। तिनीहरूले शोकव्यक्त गर्न आफ्ना लुगाहरू च्याते अनि हिजकियाहलाई प्रत्येक कुरा भने जो अशरका कप्तानले भनेका थिए।

37

हिजकियाहले परमेस्वरलाई सहयोग मागे

1 राजा हिजकियाहले ती कुराहरू ध्यानपूर्वक सुने। त्यसपछि उनले आफ्ना लगाहरू च्याते अनि आफ्नो शोक प्रकट गरे। त्यसपछि उनले शोक बग्दहरू लगाए, अनि परमप्रभुको मन्दिर गए।

2 हिजकियाहले राज-दरबारका व्यवस्थापक एल्याकीम राजकीय सचिव शेब्ना अनि पूजाहारीहरूका बढा-प्रधानहरूलाई आमोसको छोरा आमवक्ता यशैयाकहाँ पठाए। तिनीहरूले यस्ता लगाहरू लगाएका थिए जसले तिनीहरूको शोक र खिन्नता प्रकट गर्दथ्यो।

3 ती मानिसहरूले यशैयालाई भने, “राजा हिजकियाहले आदेश गरे कि आजको दिन दुःख र शोकको विशेष दिन हो। यो अत्यन्तै शोकमय दिन हुनेछ। यो यस्तो दिन हुनेछ जब एउटा बालक जन्मेवाला छ। तर शक्तिको अभावमा जन्म लिन सक्ने।”

4 सेनापतिको मालिक, अशशरका राजाले उसलाई जीवित परमेस्वरको बारेमा अनिष्ट कुराहरू भन्नलाई पठाए। हुन सक्छ परमप्रभु तपाईंका परमेस्वरले ती कुराहरू सुन्नु भएकोछ। शायद परमप्रभुले शत्रुको गल्ती छ भनेर प्रमाण गर्नु हुनेछ। यसकारण छाडिएका ती मानिसहरूका लागि प्रार्थना गर जो अझ जीवित छन्।”

5 राजा हिजकियाहका अधिकारीहरू यशैयाकहाँ गए।

6 यशैयाले तिनीहरूलाई भने, “यो सन्देश तिमीहरूका मालिक हिजकियाहलाई देऊ। परमप्रभु भन्नुहुन्छ, ‘कसानहरूका कुराहरू सुनेर तिमीहरू नडराऊ। अशशर राजा बाट मेरो बारेमा आएका ती ‘केटाहरूले’ जुन अनिष्ट चीजहरू भने त्यो विश्वास नगर।”

7 हेर, म अशशरको विरुद्ध एउटा आत्मा पठाउने छु। अशशरका राजाले चेताउनी स्वरूप उसको देश कष्टमा पर्नेछ। यसकारण उ आफ्नो देशमा फर्केर जानेछ। त्यसबेला, म उसलाई उसको आफ्नो देशको तरवारले मार्नेछु।”

अशशरका सेनाले यस्शलेम छोड्दछन्

8 अशशरका राजाले एक विवरण प्राप्त गरे। विवरणमा भनिएको थियो, “तिर्हाकाह, कृशका राजा, तिमीहरूसँग लडाईं गर्न आइरहेछ।” यसर्थ, अशशरका राजाले लाकीश त्यागेर लिब्नामा गए।

9 कसानले त्यस्तो सुने, अनि उ लिब्ना शहरमा गए जहाँ अशशरका राजा युद्ध गरिरहेका थिए।

उनले हिजकियाहकहाँ दूतहरू पठाए।

10 उनले भने, “तिमीले यहूदाका राजा हिजकियाहलाई यी कुराहरू भन्ने पर्छः

‘तिमीहरूले विश्वास गर्ने ईश्वरद्वारा मूर्ख नबन। यसो नभन, “परमेस्वरले अशशरका राजाद्वारा यस्शलेमलाई परास्त गराउनु दिनु हुने छैन।”

11 अशशरका राजाहरूले अन्य सारा देशहरूलाई के गरे भनेर सुनेकाछौ। तिनीहरूले तिनीहरूलाई पूर्ण रूपले ध्वंस पारी दिए। के तिमीहरू सुरक्षित हुनेछौ होइन!

12 के ती मानिसहरूका देवताहरूले तिनीहरूलाई बचाउनु भयो? होइन! मेरा पुर्खाहरूले तिनीहरू सबैलाई ध्वंस पारि दिए। तिनीहरूले गोजान, हारान, रसेपमा बस्ने मानिसहरू अनि तलस्सारमा बस्ने एदेन वंशीहरूलाई ध्वंस पारे।

13 हमातका राजा कहाँ छन्? अर्पादका राजाकहाँ छन्? सपर्वेमका राजा कहाँ छन्? हेना र इब्बाका राजाहरू कहाँ छन्? तिनीहरू सबैलाई ध्वंस पारियो।”

हिजकियाहले परमेस्वरसँग प्रार्थना गरे

14 हिजकियाहले दूतहरूका हातबाट चिठी लिए अनि पढे। त्यसपछि हिजकियाह परमप्रभुको मन्दिरमा गए। हिजकियाहले चिठी खोले र परमप्रभुको समक्ष राखिदिए।

15 हिजकियाहले परमप्रभुसित प्रार्थना गर्दै भने,

16 “हे सेनाहरूका परमप्रभु, इस्राएलका परमेस्वर, तपाईं राजा सरह कसब दूतहरूमाथि बसू हुन्छ। तपाईं, अनि तपाईं मात्र, परमेस्वर हुनुहुन्छ जसले पृथ्वीमा भएका सारा राज्यहरूमाथि शासन गर्नु हुन्छ। तपाईंले स्वर्गहरू र पृथ्वी बनाउनु भयो।

17 हे परमप्रभु, दया गरेर मेरो कुरा ध्यान दिएर सुन्नु होस्। परमप्रभु, आफ्ना आर्खाहरू खोल्नु होस् यस सन्देशमा हेर्नुहोस्। हे जीवित परमेस्वर! सनहेरीबबाट तपाईंलाई निन्दा गर्न पठाएका शब्दहरू सुन्नुहोस्।

18 हे परमप्रभु! यो सत्य हो, अशशरका राजाहरूले जम्मे जातिहरू नाश गरे।

19 अशशरका राजाहरूले ती जातिहरूका सबै देवताहरू जलाई दिए। तर तिनीहरू वास्तविक रूपमा देवताहरू थिएनन्। तिनीहरू खाली मानिसहरूले बनाएका काठ र ढुङ्गाहरूका मूर्तिहरू थिए। यसैकारण अशशरका राजाहरूले तिनीहरूलाई नाश गर्न सके।

20 तर तपाईं परमप्रभु हाम्रो परमेस्वर हुनुहुन्छ। यसैले कृपा गरेर हामीलाई अशशरका राजाबाट बचाउनु होस्। तब सारा जातिहरूले जान्ने छन् कि तपाईं हाम्रो परमप्रभु हुनुहुन्छ, अनि तपाईं मात्र परमेस्वर हुनुहुन्छ।”

परमेस्वरको हिजकियाहलाई जवाफ

21 तब आमोसका छोरो यशैयाले हिजकियालाई यो समाचार पठाए। यशैयाले भने, “परमप्रभु, इस्राएलका परमेस्वर भन्नुहुन्छ, ‘तिमीहरूले त्यो समाचार जुन सन्देश अशशरका राजा सनहेरीबबाट आएको थियो। त्यस बारेमा मलाई प्रार्थना गर्थौ।’”

22 “सनहेरीबको बारेमा यो परमप्रभुको सन्देश हो:

‘सियोनकी कन्या-छोरी सोच्छे तिमी महत्वपूर्ण छैनौ।

उसले तिमीलाई खिसी गर्छे।

यस्शलेमकी छोरीले तिमीहरूलाई हँसोको पात्र बनाउँछे।

र तिमी पछि तिमी खिल्ली उडाउँछे।

23 तिमीले कसलाई अपमान गर्थौ र हँसोको पात्र बनायौ?

तिमीहरूले कसको विरोधमा आवाज उठायौ?

तिमीहरू इस्राएलका परम पवित्रको विरुद्ध थियौ।

तिमीहरूले आफूलाई उहाँ भन्दा महान सोच्यौ।

24 तिमीहरूले आफ्ना अधिकारीहरू परमप्रभु,

मेरा मालिकलाई अपमान गर्न पठायौ।

तिमीले भन्यौ, “म अत्यन्त शक्तिशाली छु।
 मसँग धेरै-धेरै रथहरू छन्।
 म आफ्नो शक्तिले लबानोनलाई परास्त गर्छु।
 म लबानोनको उच्चतम पर्वतहरूमा चढें।
 मैले लबानोनका सबै ठूलो स्खहरू काटेर ढाले।
 म ती उच्च पर्वत र जङ्गलको गहिरो भागहरूभित्र थिएँ।
 25 मैले इनारहरू खने र नयाँ ठाउँहरूबाट पानी लिएँ।
 मैले मिश्रका नदीहरू सुक्खा पारी दिएँ
 अनि त्यस देशमाथि कुल्चेर हिउँडें।”

26 “त्यही त तिमीले भनेको हो तर तिमीले मैले के भनें सुनेनौ।
 मैले धेरै अधि योजना बनाएको थिएँ।
 मैले यो प्राचीनकालदेखि नै योजना बनाएको थिएँ
 अनि अहिले मैले यसलाई गर्छु।
 मैले तिमीलाई शक्तिशाली शहरहरू ढल्ने
 अनि तिनीहरूलाई भग्नावशेष परिणत गर्ने अनुमति दिएँ।

27 त्यस शहरहरूमा शक्ति थिएन
 तिनीहरू भयभीत र अन्योलमा थिए।
 तिनीहरू खेतमा भएका घाँस
 र पालुवाहरू जस्ता काटिन लागेका थिए।
 तिनीहरू हुकिनु भन्दा अर्थिने ओइलाई जाने
 घरका छानाहरूमा उम्रिएका घाँसहरू सरह भए।

28 म तिम्ना साया युद्धहरूका विषयमा जान्दछु।
 तिमीले कहिले आराम गर्थौं त्यो म जान्दछु,
 तिमी कहिले युद्ध तर्फ गर्थौं त्यो म जान्दछु
 तिमी कहिले युद्धबाट घरमा फर्कियो म जान्दछु।
 म यो पनि जान्दछु कि तिमी मसित कहिले खिन्न भयो।

29 हो, तिमी मसित खिन्न थियो।
 मैले तिम्ना अहंकारी अपमानहरू सुनें
 यसैले मैले तिम्ना नाकमा अंकुसे राखी दिएँ।
 अनि मैले तिम्ना मुखमा लगाएँ दिएँ।
 त्यस पछि मैले तिमीलाई फनक्क घुमाएँ
 र जहाँबाट आएका थियो त्यतै डोयाएँ।”

हिजकियाहलाई परमप्रभुको सन्देश

30 त्यसपछि परमप्रभुले हिजकियाहलाई भन्नुभयो, “म तिमीलाई यी शब्दहरू सत्य हुन भनी देखाउने एउटा यस्तो संकेत दिने छु। तिमी बिऊ छर्न अयोग्य थियो। यसैले यो वर्ष तिमी बिऊ नछरी उम्रिएको नै खानेछौ। तर तीन वर्षमा तिमी आफैले रोपेको अन्न खानेछौ। तिमीहरू ती अन्नहरू उमार्नेछौ अनि तिमीसित खानेलाई प्रचुर अन्न हुनेछ। तिमी अङ्गुरका विस्वा रोप्नेछौ अनि त्यसको फल खानेछौ।

31 “यहूदाका कुलबाट आएका सन्तानहरू जो भागेको थिए र जीउँदै छाडिएका थिए ती बढ्न थाल्नेछन्। ती मानिसहरू पालुवाहरू जस्ता हुन जसले आफ्ना जराहरू गहिरो प्रकारले भईमा गाडिएका छन् र भईमाथि फल फलाउँदछन्।

32 केही मानिसहरू मात्र जिउँदो रहनेछन् अनि यस्तोले बाहिर जानेछन्। केही बाँचेकाहरू सियोन पर्वतबाट आउनेछन्।” यस्तो सेनाहरूका परमप्रभुको जोश प्रेम कै कारण हुनेछ।

33 यसकारण परमप्रभुले अशशूका राजाको बारेमा भन्नुहुन्छः

“उनी यस शहर भित्र आउने छैनन्
 उनले यस शहरमा काँड हान्ने छैनन्।
 उनले आफ्नो ढालहरू यो शहरको लागि ल्याउने छैनन्
 उनले यो शहरका पर्खालहरूमा धावा बोलनलाई कुनै प्रकारको गढ बनाउने छैनन्।
 34 उनी जुन बाटो आएका थिए,
 त्यही बाटो फर्केर जान्छन्।
 उनी यस शहरभित्र आउने छैनन्, भनेर परमप्रभु भन्नुहुन्छ।
 35 म यस शहरको सुरक्षा गर्नेछु र बचाउनेछु,
 यो म मरै निम्ति र मेरो दास दाऊदको लागि गर्नेछु।”

36 त्यस रात, परमप्रभुका दूत गए अशशूहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे।

37 यसैले अशशूका राजा, सन्हेरीब, निनवेमा गए अनि त्यहाँ बसे।

38 एकदिन सन्हेरीब आफ्नो देवता मिश्रोकको मन्दिरमा उसको पूजा गरिरहेका थिए। त्यस बेला उनका दुइजना छोरा अद्रमेलक र शरेसेरले तिनलाई तरवारले मारे। त्यसपछि छोराहरू अरातर तिर भागे। यसैले सन्हेरीबको छोरो एसहृददोन अशशूका नयाँ राजा भए।

38

हिजकियाह विरामी परेका

1 त्यसबेला, हिजकियाह बिमार भए अनि मृत्युको मुख सम्म पुगे। आमोसको छोरो अगमवक्ता यशैया उनलाई हेर्न गए। यशैयाले राजालाई भने, “तिमीलाई यी कुराहरू भन्नु परमप्रभुले मलाई भन्नुभयो ‘तिमी चाँडै मर्नेछौ। यसैले तिमीले तिम्रो सन्तानहरूलाई तिमी भरे पछि के गर्नु पर्ने बताउनु पर्छ। तिमी निको हुने छैनौ।’”

2 हिजकियाह भित्तातिर फर्किए जुन मन्दिर सम्मुख पर्दथ्यो र प्रार्थना गर्न थाले। उनले भने

3 “हे परमप्रभु! याद गर्नुहोस कि मैले तपाईंलाई आफ्नो साँचो हृदयबाट पूर्ण रूपले सेवा गरेकोछु। मैले ती कुराहरू गरे जुन तपाईंले असल हुन भन्नुभयो।” तब हिजकियाह धुस्-धुस् रोए।

4 यशैयाले यो वचन परमप्रभुबाट प्राप्त गरे,

5 “हिजकियाहको जाऊ अनि भन कि उसलाई परमप्रभु, तिम्रो पिता-पुर्खा दाऊदका परमेश्वरले भन्नुहुन्छ, ‘मैले तिम्रो प्रार्थना सुनें अनि मैले तिम्रो आँशुहरू देखें। म तिम्रो आयु पन्ध्रह बर्ष बढाईदिनेछु।

6 म तिमी र तिम्रो यस शहरलाई अशर्का राजाबाट बचाउने छु। म यस शहरको रक्षा गर्नेछु।’”

7 यो परमप्रभुबाट संकत हो जसले देखाउँदछ कि उहाँले भन्नु भएका कुराहरू नै गर्नु हुनेछ।

8 “देर, दश पाइला पछि हट्नुलाई म छाँया बनाउँदैछु जुन अहाजको पाइलाहरूमाथि* छ। जब घाम ती सिडीहरूमा चम्कन्थ्यो त्यो छाँयाले दिनको समय बताउँथ्यो।”

हिजकियाहको गीत

9 यो हिजकियाहबाट पठाईएको चिठी हो जुन उनी आफ्नो बिमारी अवस्थाबाट निको भए पछि लेखेका हुन:

10 मैले स्वयंलाई भने, “म बढो भई बाँच्ने छु।

तर त्यतिबेला मेरो उमेर पातालको प्रवेशद्वारहरूबाट जाने भइसकेको हुनेछ। अब मैले मेरो सबै समयहरू यहाँ बिताएँ।”

11 यसकारण मैले भने, “म परमप्रभु याहलाई* यस संसारमा फेरि बाँचिरहेको देखे छैन,

म पृथ्वीमा मानिसहरू बाँचिरहेको देखे छैन।

12 मेरो घर, मेरो गोठालाको तन्डु, भत्काई रहेछन्

अनि मबाट टाढा सारिरहेछन्, म मानिसहरूले लगा तानबाट तान्दै सिलाउनलाई काटे जस्तै शेष भइरहेछु।

तिमीले मेरो जीवन यति चाँडै शेष पारिदियो।

13 सारा रात सिंह गर्जे जस्तै म सल्लो रोएँ,

तर मेरा आशाहरू धूलो पारिदिए सिंहले हड्डीहरू चपाए जस्तै।

तिमीले मेरो जीवन यति चाँडै शेष पारिदियो।

14 म ढुक्कुर जस्तै रोएँ,

म चरा जस्तै रोएँ

मेरा आँखाहरू थकित भए

तर मैले लगातार स्वर्ग तिर हेरिरहे।

हे मेरो मालिक! म अत्यन्त खिन्न भएँ

मलाई साथ दिने वचन दिनुहोस्।”

15 के म भन्न सक्छु?

के घटना हुनेछ मेरो मालिकले मलाई भन्नुभयो।

अनि मेरो मालिकले नै त्यस्तो घटना गराउनु हुनेछ।

यस्तो विपत्तिहरू मेरो आत्मामा थिदि थियो

यसकारण अब मेरो जीवनभर विनम्र हुनेछु।

16 हे मेरो मालिक, मेरो आत्मा बलियो पार्नलाई यी दुःखका दिनहरू देखाउनुहोस।

मेरो आत्मालाई बलियो र स्वस्थ बनाउनलाई सघाउनुहोस।

मलाई असल हुनलाई सघाउनु होस।

मलाई फेरि बाँच्नलाई साथ दिनुहोस्।

17 हेर! मेरा कष्टहरू गए।

अब मलाई शान्ति छ।

तपाईंले मलाई असाध्य प्रेम गर्नुभयो।

तपाईंले मलाई चिहानमा सडन दिनु भएन,

तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो।

तपाईंले मेरो सबै पापहरू टाढा फालिदिनु भयो।

18 मृत मानिसहरूले तपाईंको स्तुति-गान गाउन सक्तैन।

पातालमा भएका मानिसहरूले तपाईंको गुण गाउँदैन।

मृत मानिसहरूले उनीहरूलाई नै सघाउन तपाईंमा भर पर्दैन।

तिनीहरू धर्तीको प्वालभित्र जान्छन् अनि कहिल्यै बोल्न सक्तैनन्।

19 मानिसहरू जो जीउँदा छन् म जस्तै के आज ती मानिसहरूले तपाईंको गुण गाउनेछन्।

पिताले भन्न सक्नु पर्दछ उनका छोरा छोरीहरूलाई कि

तपाईं विश्वासयोग्य हुनुहुन्छ।

* 38:8: अहाजको पाइला विषेश एउटा भवनको सिडीहरू जुन अहाजले घडी झै प्रयोग गर्थ्यो। † 38:11: याह हिव्रमा “परमेश्वरको नाउँ” वा “यहोवे”। हेर्नुहोस् शब्द सूची “यहोवे”।

20 यसैले म भन्दछु, “परमप्रभुले मलाई बचाउनु भएको छ।

यसैले हामी परमेश्वरको मन्दिरमा आफ्नो जीवनभरि गीत गाउनेछौं अनि सङ्गीत बनाउने छौं।”

21 † तब यशैयाले हिजकियाहलाई भने, “तिमीले नेभारा पिँधेर धूलो पार अनि त्यो आफ्नो घाउमा लगाऊ, तब तिमी निको हुनेछौ।”

22 § तर हिजकियाहले यशैयालाई सोधे, “त्यस्तो के संकेत छ परमप्रभुबाट ता कि म निको हुनेछु? त्यस्तो के संकेत छ जसले म परमप्रभुको मन्दिर जाने समर्थताको प्रमाण गर्दछ?”

39

बाबेलबाट सन्देशवाहकहरू

1 त्यसबेला बलदानको छोरो मरोदक बलदान बाबेलका राजा थिए। मरोदकले चिठी र एक उपहार हिजकियाहलाई पठाए। मरोदकले त्यसो गरे किनभने हिजकियाह बिमार भएको सुनेका थिए।

2 ती कुराहरूले हिजकियाहलाई आनन्द पुरायो। यसकारण हिजकियाहले मानिसहरूलाई आफ्नो भण्डारबाट सारा बहुमूल्य वस्तुहरू देखाए। हिजकियाहले तिनीहरूलाई सुन, चाँदी बहुमूल्य मसलाहरू र महँगो मूल्य भएको अत्तरहरू देखाए। हिजकियाहले तिनीहरूलाई युद्धमा चलाएका तरवारहरू र ढालहरू देखाए। हिजकियाहले तिनीहरूलाई सबै चीजहरू देखाए। जुन उनले सुरक्षित राखेका थिए। हिजकियाहले आफ्ना घर अनि राज्यमा भएका सम्पूर्ण चीजहरू तिनीहरूलाई देखाए।

3 त्यसपछि अगमवक्ता यशैया राजा हिजकियाहकहाँ गए र उनलाई सोधे, “यी मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?”

हिजकियाहले भने, “तिनीहरू सुदूर देशबाट मलाई हेर्न भनी आएका थिए। तिनीहरू बाबेलबाट आएका हुन्।”

4 यसैले यशैयाले उनलाई सोधे, “तिनीहरूले तिमी घरमा के देखे?”

हिजकियाहले भने, “तिनीहरूले मेरो राजमहलका सम्पूर्ण चीजहरू हेरे। मैले तिनीहरूलाई जम्मै सम्पतिहरू देखाएँ।”

5 त्यसपछि यशैयाले हिजकियाहलाई यसो भने, “सेनाहरूका परमप्रभुबाट आएको यी शब्दहरू ध्यान लगाएर सुन।

6 “समय आइरहेछ आज सम्म तिमी र तिमी पुराहरूले बचत गरेर राखेको सारा सम्पत्तीहरू बाबेलमा बोकेर लैजानेछ। केही पनि छोड्ने छैन।”

सेनाहरूका परमप्रभुले भन्नुभयो यी कुराहरू।

7 बाबेलीहरूले तिमी आफ्नै छोराहरू पनि लैजानेछन्। अनि तिमी छोराहरू बाबेलका राजाका महलमा अधिकारीहरू हुनेछन्।”

8 हिजकियाहले यशैयालाई भने, “परमप्रभुबाट आएको यो सन्देश राम्रो हो।” (हिजकियाहले यसो भनेको कारण थियो, “त्यहाँ खास शान्ति र सुरक्षा हुनेछ जब म राजा हुन्छु।”)

40

इसाएलको दण्ड समाप्त हुनेछ

1 तिमीहरूका परमेश्वरले भन्नुहुन्छ,

“मेरा मानिसहरूलाई सान्त्वना, सान्त्वना देऊ।

2 यरूशलेमसित नम्र भएर बोला। यरूशलेमलाई भन,

‘तिमीहरूको सेवाको अवधि सकिएको छ।

तिमीहरूले आफ्नो पापको प्रायश्चित्त गरिसकेका छौ।’

परमप्रभुले यरूशलेमलाई उसले गरेको एउटा पापकोलागि दुईपल्ट दण्ड दिनु भएकोछ।”

3 सुन, कोही मानिस चिच्याइरहेको छ!

“मरूभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर।

मरूभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।

4 प्रत्येक बेसी पूर्ण गर प्रत्येक पर्वत

र पहाडलाई मैदान बनाऊ।

बाङ्गो-टेढो परेका बाटोहरू सोझो बनाऊ।

खस्रो मैदानलाई चिल्लो बनाऊ।

5 तब, परमप्रभुको महिमा प्रकट गरिनेछ।

अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देखेछन्।

हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!”

6 एउटा आवाजले भन्यो, “बोला!”

यसकारण मानिसले भन्यो, “मैले के भन्नु पर्छ?”

त्यो आवाजले भन्यो, “तिनीहरू सबै घाँस जस्ता हुन्।

तिनीहरूको धर्म जङ्गली फूल जस्तै हो।

7 परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ

अनि घाँस मर्नेछ र फूल झर्नेछ।

हो, जम्मै मानिसहरू घाँस जस्तै हुन्।

8 घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ।

तर हाम्रो परमेश्वरको वचन निरन्तर रहिरहन्छ।”

मुक्ति परमेश्वरको सुसमाचार

† 38:21: यो अश्यायको अन्तिममा मुद्रित भएको पद हो जुन हिब्रू भाषामा छ।

§ 38:22: यो अश्यायको अन्तिममा मुद्रित भएको पद हो जुन हिब्रू भाषामा छ।

9 सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्।

तिमी अल्गो पर्वतमाथि जाऊ र चिच्याउँदै सुसमाचार भन।

यरूशलेम, भन्नलाई तिमीसँग सुसमाचार छन्।

नडराऊ, कराएर बोल।

यी समाचार यहूदाका सारा शहरहरूमा भन

“हेर, यहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ।”

10 परमप्रभु मेरा मालिक पराक्रमसाथ आइरहनु भएकोछ।

उहाँ सबै मानिसहरूमाथि शासन गर्न बल उपयोग गर्नुहुनेछ।

परमप्रभुले आफ्ना मानिसहरूको राम्रो कर्मकोलागि,

पुरस्कार ल्याउनु हुनेछ।

11 गोठालेले भेडा डोर्याए झैं परमप्रभुले आफ्ना मानिसहरूलाई डोर्याउनु हुनेछ।

परमप्रभुले आफ्ना शक्ति चलाउनु हुनेछ अनि आफ्ना भेडाहरू एकत्रित पार्नुहुनेछ।

परमप्रभुले साना पाटो उठाउनुहुनेछ अनि आफ्नो पाखुरामा च्याप्नु हुनेछ, तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।

परमेश्वरले संसार बनाउनु भयो, उहाँले यसमा शासन गर्नु हुन्छ

12 कसले आफ्नो हातको हत्केलामा भरेर समुद्र नाप्यो?

कसले आफ्नो हात प्रयोग गरेर आकाशलाई नाप्यो?

कसले डालो चलाए पृथ्वीका सारा कणहरू नाप्नलाई?

पर्वतहरू र पहाडहरू नाप्नलाई कसले नाप्ने यन्त्र चलायो? यी सबै नाप्ने परमप्रभुमाथि थिए।

13 कसैले पनि परमप्रभुको आत्मालाई उसले के गर्नु पर्ने, बताएनन्।

कसैले पनि उहाँले गरेको कार्य कसरी गर्नु पर्छ बताएनन्।

14 के परमप्रभुले कसैबाट सहयोग माग्नु भयो?

के कसैले परमप्रभुलाई निष्पक्ष हुनु सिकाए?

के कसैले परमप्रभुलाई ज्ञान सिकायो?

के कसैले परमप्रभुलाई समझको मार्ग देखायो? होइन! पहिल्यैबाट परमप्रभुलाई ती कुराहरूको ज्ञान थियो।

15 हेर, यस संसारमा सारा जातिहरू गाग्रीमा रहेको एक थोपा पानी सरह छन्।

यदि परमेश्वरले टाढा टाढाका सबै जातिहरूलाई एकसाथ आफ्नो जोखे तराजुमा राख्नुभयो भने,

पनि तिनीहरू मसिना धूलोका कणहरू जस्तै हुनेछन्।

16 लबानोनमा भएका जम्मे रूखहरूले पनि

परमप्रभुको लागि दाउरा प्रशस्त हुँदैन।

अनि लबानोनका जम्मे पशुहरू

होमबलिका तिमि प्रशस्त हुँदैन।

17 परमेश्वरसँग तुलना गर्दा संसारका सारा देश केही पनि होइनन्।

परमेश्वरसँग तुलना गर्दा सबै जातिहरू अत्यन्त तुच्छ रहन्छन्।

परमेश्वर कस्तो हुनुहुन्छ, मानिसहरूले कल्पना गर्न सक्दैनन्

18 के तिमी परमेश्वरलाई अन्य केही थोकसँग तुलना गर्न सक्छौ?

अँह! के तिमी परमेश्वरको प्रतिरूप बनाउन सक्छौ? अँह।

19 तर कतिपय मानिसहरूले ढुङ्गा र काठबाट मूर्तिहरू गर्नु बनाउँछन्

अनि तिनीहरूलाई देवताहरू भन्छन्।

एकजना कारीगरले मूर्ति बनाउँदछ

त्यसपछि अर्को कारीगरले त्यसलाई सुनले ढाकिदिदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिदछ।

20 अनि त्यसको आधारको लागि उसले नकुहिने विशेष प्रकारको काठ छान्छ।

त्यस पछि उसले काठको खास काम गर्ने कमी खोज्दछ।

अनि त्यस कारीगरले “देवता” तयार पार्दछ

जुन हल्लिएर लडने छैन।

21 निश्चय तिमीहरू वास्तविकतालाई जान्दछौ, होइन र?

निश्चय तिमीहरूले सुनेका छौ।

निश्चय कसैले तिमीहरूलाई धेरै पहिल्यै भनीसकेको छ।

निश्चय तिमीहरू जान्दछौ कसले पृथ्वी बनाएको हो।

22 परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुन हुन्छ,

अनि उहाँसँग तुलना गर्दा मानिसहरू फटाङ्गा बराबर मात्र हुन्।

उहाँले लगाको टुक्रा बेरे जस्तो आकाशलाई बेर्नु भयो।

बसलाई पाल टाँगे जस्तो उहाँले आकाशलाई फिँजाउनु भयो।

23 उहाँ शासकहरूलाई महत्त्वहीन पार्नु हुन्छ।

उहाँले पृथ्वीका न्यायधीशहरूलाई सम्पूर्ण रूपले अयोग्य बनाउनु हुन्छ।

24 ती शासकहरू माटोमा रोपिएका बिस्वाहरू जस्ता छन्

तर तिनीहरूले माटोमा जराहरू हाल्नु अघि नै

परमेश्वरले “बिस्वाहरू” माथि फुक्नु भयो भने

तिनीहरू सुक्छा र मृत हुन्छन्

अनि हावाले तिनीहरूलाई पुराल झैं उडाइदिन्छ।

25 परमपवित्र परमेश्वरले भन्छन् “के कसैसँग तिमीहरू मेरो तुलना गर्न सक्छौ?”

अँह। मेरो बराबर कोही पनि छैन।”

- 26 माथि आकाशमा हेर,
ती ताराहरू कसले रचे?
कसले ती सारा “सैन्यहरू” आकाशमा रचे?
प्रत्येक ताराको नाउँ कसले जान्दछ?
साँचो परमेश्वर अत्यन्त बलवान र शक्तिशाली हुनुहुन्छ
यसैले कुनै पनि तारा हराउँदैन।
- 27 हे याकूबका मानिसहरू! यो सत्य हो।
इसाएल यसलाई तिमीहरूले विश्वास गर्ने पर्छ।
यसैले तिमी किन भन्छौ “मेरो जीवन शैली परमप्रभुले देख्न सक्नुहुन्न।
परमेश्वरले मलाई भेट्न सक्नुहुन्न र दण्ड दिन सक्नुहुन्न।”
- 28 निसन्देह तिमी जान्दछौ र सुनेकाछौ कि
परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ।
मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ।
परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन।
परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो
परमप्रभु सन्तानका परमेश्वर हुनुहुन्छ।
- 29 परमप्रभुले दुर्बल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो।
उहाँले नै दुर्बल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
- 30 जवान मानिसहरू थाक्छन् र आरामको खाँचो पर्दछ,
तन्देरी केटाहरू पनि ढुन्ड्याउँदै लड्छन्।
- 31 तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ
उ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ।
ती मानिसहरू दुर्बल नभई दगुर्छन्।
ती मानिसहरू थकित नभई हिँड्छन्।

41

- परमप्रभु अमर सृष्टिकर्ता हुनुहुन्छ
- 1 परमप्रभुले भन्नुहुन्छ,
“टाढामा भएका देशहरू, शान्त बन र मकहाँ आऊ।
जातिहरू बालवान होऊ।
मकहाँ आऊ र बोल।
हामी साथ साथै भेट्नेछौं,
अनि को ठीक हो भनेर निर्णय गर्नेछौं।
- 2 निम्न प्रश्नहरूका मलाई उत्तर देऊ जो मानिस पूर्वबाट आइरहेको छ उसलाई कसले जगायो?
धार्मिकता उसँग हिँड्दछ।
उसले आफ्नो तरवार चलाउँछ र जातिहरू परास्त गर्छ।
तिनीहरू धूलोको जस्ता हुन्छन्। उसले आफ्नो धनु चलाउँछ र राजाहरूलाई जित्छ
अनि तिनीहरू हावाले पराल उडाए झैं भाग्दछन्।
- 3 उसले सैन्यहरूको खेदो गर्दछ र कहिल्यै घाइते हुँदैन।
उ कहिल्यै नपुगेका ठाउँहरू पुग्दछ।
- 4 कसले यी कुराहरू हुने गरायो? कसले यो गर्यो?
कसले प्रारम्भदेखि सारा मानिसहरूलाई बोलायो?
म, परमप्रभुले, यी कुराहरू गरे।
म, परमप्रभु नै प्रथम मानिस हुँ,
अनि जब पृथ्वीमा सारा थोकहरू समाप्त हुन्छन् म यहाँ हुनेछु।
- 5 तिमीहरू सबै सुदूर ठाउँहरू हेर, अनि डराऊ।
तिमीहरू सबै सुदूर ठाउँहरू,
पृथ्वीमाथि डरले कम्पित हौ।
यहाँ मकहाँ आऊ
र ध्यान दिएर सुन।”
अनि तिनीहरू आए।

6 “कर्मीहरू एकाकारमा सहयोग गर्छन् आपस साथ निभाउँदछ। तिनीहरू बलियो हुनलाई परस्परमा प्रेरणा दिन्छन्।

7 एकजना कर्मीले मूर्ति बनाउनेलाई काठ काट्छ। त्यस मानिसले सुनारलाई प्रेरणा दिन्छ। अर्को एकजना कर्मीले मार्तोल पिटेर धातुलाई चिल्लो पार्दछ। त्यसपछि त्यस कर्मीले लीही चलाउनेलाई प्रेरित गर्दछ। यो अन्तिम कर्मीले भन्दछ, 'यो काम असल हो, धातु आउने छैन।' त्यसपछि भूईंमा नखसास भनेर त्यसलाई काँटी ठोकेर दरिलो बनाउंदछ ताकि त्यो कहिल्यै नढलोस्। अनि त्यो कहिल्यै हल्लिदैन।"

परमप्रभुले मात्र हामीलाई बचाउन सक्नु हुन्छ

8 परमप्रभु भन्नुहुन्छ "तिमी इस्राएल मेरो दास हो,
याकूब मैले तिमीलाई रोजे।

तिमी अब्राहाम परिवारका हो। अनि म अब्राहामलाई प्रेम गर्दछु।

9 तिमी टाढा देशमा थियो,
तर म तिमीकहाँ पुगेँ,

मैले तिमीलाई त्यो टाढा ठाउँबाट बोलाएँ।

मैले भने, 'तिमी मेरो दास हो।'

तिमीलाई रोजे।

अनि मैले तिमीलाई रद्द गरिनेँ।

10 सुर्ता नगर, म तिमीसितै छु।

नडराऊ, म तिमी परमेश्वर हुँ।

म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु,

म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।

11 हेर, कतिपय मानिसहरू तिमीसँग रिसएका छन्।

तर तिनीहरू लज्जित हुनेछन्।

तिम्रा शत्रुहरू हराउनेछन् र विलाई जानेछन्।

12 तिमीले ती मानिसहरूलाई खोज्नेछौ जो तिम्रो विरोधीहरू थिए,

तर तिमीले तिनीहरूलाई भेटाउन सक्ने छैनौ।

ती मानिसहरू जो तिम्रो विरुद्ध लडे

तिनीहरू पूर्ण रूपमा विलाई जानेछन्।

13 म परमप्रभु तिम्रो परमेश्वर हुँ।

मैले तिम्रो दाहिने हात समाति रहेकोछु।

अनि म तिमीलाई भन्दछु नडराऊ।

म तिम्रो साथमा हुनेछु।

14 हे बहुमूल्य यहूदा, नडराऊ!

मेरा इस्राएलका प्रिय मानिसहरू, भयभीत न हो,

म सौँच्चि नै तिमीहरूलाई सघाउने छु।"

परमप्रभु स्वयंले ती कुराहरू भन्नु भएको थियो।

"इस्राएलका पवित्र परमप्रभु जसले तिमीलाई बचाए,
उहाँले ती कुराहरू भन्नुभयो।

15 हेर, म तिमीलाई एक झॉटने उपकरण बनाउनेछु। त्यो उपकरण धेरै तीखा दाँतहरू भएका हुनेछन्,
कुषकहरूले यो अन्न कुटनलाई चलाउने छन् यसकारण तिनीहरूले अन्न देखि खोस्टा अलग्गै पार्नेछन्।

तिमी पर्वतहरूमाथि कुल्चिदै हिड्नेछौ र तिनीहरूलाई धलोपीठो पार्नेछौ।

16 तिमीले तिनीहरूलाई बतास फर्की दिनेछौ,

अनि तिनीहरूलाई उडाएर लैजाने छ र छरपष्ट पारिदिने छ।

तब तिमी परमप्रभुमा रमाहट हुनेछौ।

तिमी इस्राएलका पवित्र परमप्रभुसँग गर्व गर्नेछौ।

17 "गरीब र दीन-दुःखी मानिसहरूले पानी खोज्नेछन्,

तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्।

तिनीहरूको जिब्राहरू सुक्छा छन्।

म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु।

म तिनीहरूलाई त्यसै छोडने छैन र मन दिने छैन।

18 म सुक्छा पहाडहरूमा नदीहरू बगाइ दिनेछु।

म झरनाको मूल फुटाएर बेसीहरूमा बगाउने छु। म पानीले भरिपूर्ण पार्नेछु,

मरुभूमिलाई तलाउमा परिवर्तन गर्नेछु।

त्यहाँ सुक्छा भूमिहरूमा झरनाका पानी हुनेछ।

19 देवदारुहरू मरुभूमिमा उम्रिनेछन्,

त्यहाँ बबूलका रूखहरू, चन्दनका र जैतूनका रूखहरू र धूपीका रूखहरू हुनेछन्।

20 मानिसहरूले ती कुराहरू हेर्नेछन्।

अनि उनीहरूले बुझ्ने छन् कि यी सबै परमप्रभुकै शक्तिले भएका हुन्।

मानिसहरूले यी कुराहरू देख्नेछन्

अनि तिनीहरूले बुझ्न थाल्नेछन् कि इस्राएलका पवित्र परमप्रभुले यी कुराहरू गरेका हुन्।"

परमप्रभुले झटा देवताहरूलाई चुनौती दिनुभयो

21 परमप्रभु, याकूबका राजाले भन्नहुन्छ, “आऊ मलाई तिमीहरूका वाद-विवादहरू बताऊ। मलाई तिमीहरूका प्रमाणहरू देखाऊ, अनि हामी ती कुराहरू ठीक रहेछन् भनेर निर्णय गर्नेछौं।

22 तिमीहरूका झटा देवताहरू आउनु पर्छ अनि के भइरहेछ बताउनु पर्छ। आदिमा के भयो? हामीलाई बताऊ। भविष्यमा के हुने हो? हामीलाई बताऊ। हामी एकदम ध्यान दिएर सुन्नेछौं। तब मात्र हामीहरू जान्नेछौं कि अर्को पल्ट के हुने हो।

23 हामीलाई ती कुराहरू बताऊ जुन के हुने होला हामीले जान्ने पर्छ। तब तिमीहरू वास्तवमा देवताहरू नै हो भनेर हामी विश्वास गर्ने छौं। केही त गर! जे पनि गर राम्रो वा नाराम्रो। तब तिमी जीउँदो नै हो भनेर हामी देखेछौं। अनि हामी तिमीलाई पछ्याउने छौं।

24 “हेर, झटा देवताहरू, तिमीहरू वास्तवमा केही पनि होइनौं। तिमीहरू केही गर्न सक्नेनौं। केवल मूर्ख मानिसहरूले मात्र तिमीहरूलाई पुज्ने छन्।”

परमप्रभुले प्रमाणित गर्नुहुन्छ कि उहाँ मात्र एक परमेश्वर हुनुहुन्छ

25 “मैले उत्तरबाट एकजना मानिसलाई माथि उठाउएको छु।

उ पूर्वबाट आइरहेकोछ जहाँबाट सूर्य उदाउँछ।

उसले मेरो आराधना गर्छ।

एकजना कुमाले जसले भौंडा बनाउँछ, हिलो माटोमा हिउँदछ।

त्यस्तै प्रकारले त्यो मानिस राजाहरूलाई मिचेर हिँड्छ।

26 “यस्तो हुन भन्दा अघि हामीलाई कसले भन्यो?

हामीले उनलाई परमेश्वर भनेर घोषणा गर्नुपर्छ।

के तिमीहरूको एउटै मूर्तिले यी कुराहरूको विषय भन्यो र? अहँ।

ती कुनै पनि मूर्तिहरूले हामीलाई केही पनि भनेनन्। ती मूर्तिहरूले एउटा शब्द पनि भनेनन्।

अनि ती झटा देवताहरूले तिमीले भनेका शब्दहरू सुन्न सक्नेनन्।

27 सियोनका बारेमा ती कुराहरू भन्ने म, परमप्रभु, नै प्रथम ब्याक्ती थिएँ।

मैले यो समाचार सहित यस्शलेममा सन्देशवाकहरू पठाएँ

‘हेर, तिम्ना मानिसहरू फर्केर आइरहेछन्।’ ”

28 मैले ती झटा देवताहरूमा हेरेँ।

तिनीहरू केही भन्नलाई कोही पनि

बुद्धिमानी थिएनन्।

मैले तिनीहरूलाई प्रश्नहरू गरेँ

तर तिनीहरूले एउटा शब्द पनि भनेनन्।

29 ती सारा देवताहरू वास्तवमा केही पनि होइनन्।

ती मूर्तिहरू पूर्णत महत्वहीन छन्।

तिनीहरूले केही गर्न सक्नेनन्।

42

परमप्रभुको खास दास

1 “मेरो दासलाई हेर!

म उसलाई सम्हाल्नेछु,

उसलाई मात्र रोजेको हुँ।

अनि म उसँग एकदम खुशी छु।

मैले मेरो आत्मा उसमा हालीदिए।

उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ।

2 उनी गल्लीहरूमा कराएर बोल्ने छैनन्,

उनी चिच्याउनेछैनन्, नत उच्च स्वरमा कराउने छन्।

3 ऊ भद्र हुनेछ। उसले पानीको छेउमा उम्रेने निगालो सम्म भौँच्ने छैन।

उसले निम्न लागेको कम्जोर दियोलाई सम्म फुकी निभाउने छैन।

उसले निष्पक्ष रूपमा जाँच गरेर सत्य कुरा निकाल्ने छ।

4 उसले जबसम्म संसारमा खास इन्साफ ल्याउने छैन तबसम्म उ कमजोर हुने छैन।

नत शिथिल नै हुने छ।

अनि टाढा देशमा बस्ने मानिसहरूले उनमाथि विश्वास राख्नेछन्।”

परमप्रभु नै संसारका शासक र निर्माणकर्ता हुनुहुन्छ

5 परमप्रभु, साँचो परमेश्वरले यी कुराहरू भन्नुभयो। (परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।)

6 “म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु।

म तिम्नो हात समाउने छु। अनि म तिम्नो रक्षा गर्नेछु।

तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको।

तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ।

7 तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ, अनि तिनीहरूले देख्न सक्नेछन्।
धेरै मानिसहरू कैदमा छन्, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ,
धेरै मानिसहरू अन्धकारमा बस्दछन् तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ।

8 “म परमप्रभु हूँ, मेरो नाउँ योहोवा हो।
मेरो महिमा म अस्लाई दिने छैन।
म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन,
जून मेरो हनुपर्नेछ।
9 शस्त्रमा नै केही घटना हुनेछ भनेर भनी सकेको थिए
अनि ती घटनाहरू भए।
अनि अब, यी घटनाहरू हनु अघि नै,
केही कुराहरू म तिमीहरूलाई बताउनेछु जुन भविष्यमा हुनेछ।”

परमेश्वरलाई एक स्तुति गान
10 परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ:
टाढा देशहरूमा भएका सारा मानिसहरू,
समुद्रमा यात्रा गर्ने सारा मानिसहरू,
सागरहरूमा भएका सारा पशु-प्राणीहरू,
टाढा ठाउँहरूमा भएका सारा मानिसहरू परमप्रभुको गुण गाओ!

11 मस्भूमि र शहरहरू,
केदारका गाउँहरू परमप्रभुको प्रशंसा गर।
सेलामा बस्ने मानिसहरू, खुरीको गीत गाओ।
तिम्रो पर्वतको चुचुरा देखि गाओ।
12 परमप्रभुलाई महिमा प्रदान गर,
सबैले उहाँको प्रशंसा गर, जो टाढा टाढामा छन्।
13 परमप्रभु शक्तिशाली सैनिक जस्तो बाहिर निस्केर जानु हुनेछ।
उहाँ युद्ध गर्न तयार भएको मानिस जस्तो हुनुहुनेछ। उहाँ साँढे उतेजित हुनुहुनेछ।
उहाँले चिच्याउनु हुनेछ र जोडले कराउनु हुनेछ
अनि उहाँले शत्रुहरूलाई पराजित गर्नुहुनेछ।

परमेश्वर अत्यन्तै सहनशील हुनुहुन्छ
14 “धेरै लामो समय देखि मैले केही पनि भनेको छैन।
मैले स्वयंलाई नै नियन्त्रण गरेँ अनि केही पनि भनिएँ।
तर अब म शिशुलाई जन्म दिइहेकी स्त्री जस्तै कराउनेछु,
म तेज जबरजस्ती गरेर सास फेर्नेछु।
15 म पहाड र पर्वतहरूलाई उजाड पारिदिनेछु
म त्यहाँ उभ्रिने सारा वनस्पतिहरूलाई सुकाइदिनेछु।
म नदीहरूलाई सुक्खा धर्तीमा परिवर्तन गर्नेछु।
म पानीका इनारहरू पनि सुकाइदिनेछु।
16 तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा म अन्धा मानिसहरूलाई डोराउनेछु।

म अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु
जहाँ तिनीहरू पहिला थिएनन्।
म तिनीहरूका अँध्यारोलाई प्रकाशमा बदलि दिनेछु
अनि म खस्रो भूमिलाई चिल्लो पारिदिनेछु।
मैले वचन दिएका ती कुराहरू म गर्नेछु अनि म आफ्नो मानिसहरूलाई त्याग्ने छैन।
17 तर कतिपय मानिसहरूले मलाई पछ्याउनु छाडे।
ती मानिसहरूसँग मूर्तिहरू छन् जुन सुने सुनले ढाकिएको छ।
तिनीहरूले ती झूटा मूर्तिहरूलाई, ‘तपाईं मेरो देवताहरू हुनुहुन्छ’ भन्छन्।
ती मानिसहरू आफ्ना झूटा देवताहरूमा भरोसा गर्छन् तर ती मानिसहरू निराश हुनेछन्।

इस्राएलले परमेश्वरलाई ध्यान दिनु अस्वीकार गरे
18 “हे बहिरा मानिसहरू हो, तिमीहरूले मलाई सुन्नु पर्छ!
हे अन्धा मानिसहरू, तिमीहरूले मलाई हेर्नु र देख्नुपर्छ।
19 सारा संसारमा, मेरो दास अत्यन्त अन्धा छन्।
सन्देशवाहक जसलाई संसारमा मैले पठाएँ त्यो अत्यन्त बहिरो छ।
मैले छानेका मानिसहरू अत्यन्त अन्धा छन्।
जोसँग मैले करार गरे उ अत्यन्त अन्धो छ।
20 मरो दासले निकै हेर्छ
तर उसले मेरो आज्ञा पालन गर्दैन।
उसले आफ्नो कानले सुन्न सक्छ
तर उसले मेरो कुरा सुन्न अस्वीकार गर्दछ।”
21 परमप्रभुले आफ्नो सेवक धार्मिक भएको चाहनुहुन्छ।

परमप्रभुले उसको अनौठापूर्ण व्यवस्थाबाट उसको सम्मान रहेको हेर्न चाहनुहुन्छ।

22 तर मानिसहरूमा हेर!

अन्य मानिसहरूले तिनीहरूलाई परास्त गरेर तिनीहरूका सम्पत्तिहरू लुटे।

सारा जवान मानिसहरू डराएका छन्।

तिनीहरू झ्यालखानामा बन्द छन्,

मानिसहरूले तिनीहरूका रूपिया पैसा लगेर गए

अनि त्यहाँ उनीहरूलाई बचाउने कोही छैन।

अन्य मानिसहरूले तिनीहरूका पैसामा ध्यान दिए।

“यो फर्काई देऊ” भन्ने त्यहाँ कोही पनि थिएनन्।

23 के तिमीहरू मध्ये कसैले पनि परमेश्वरका वचनहरूमा ध्यान दियो? अहं! तर तिमीहरूले उहाँको वचनहरूलाई अत्यन्त गहिरो प्रकारले ध्यान दिनुपर्छ अनि के हुने हो भन्ने कुरा सोच्नुपर्छ।

24 याकूब र इस्राएलबाट धन लिनलाई कसले मानिसहरूलाई लगायो? परमप्रभुले तिनीहरूलाई त्यसो गर्न आज्ञा दिनु भयो। हामीले परमेश्वरको विस्मृता पाप गर्यौं। यसैकारण परमप्रभुले मानिसहरूलाई हाम्रो धन-सम्पत्ति लैजाने अनुमति दिनु भयो। इस्राएलका मानिसहरूले परमप्रभुले चाहनु भएको बाटोमा बाँचन चाहैनन्। इस्राएलका मानिसहरूले उहाँको व्यवस्थाहरू सुन्न रूचाएनन्।

25 यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनुभयो। परमप्रभुले तिनीहरूका विस्मृ शक्तिशाली युद्धहरू गराउनु भयो। इस्राएलका मानिसहरू जस्तै उहाँले तिनीहरूका वरिपरि आगो लगाइदिनु भयो। तर के भइरहेको थियो भनेर तिनीहरूले जानेनन्। तिनीहरू जलिरहेका जस्तै थिए। तर ती भएका घटनाहरू बारेमा तिनीहरूले जान्न चाहैनन्।

43

परमेश्वर सधैं आफ्ना मानिसहरूसँग हुनुहुन्छ

1 याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिमी्रो नाउँ राखे। तिमी मेरो हो।

2 जब तिमीमाथि कष्टहरू पर्छन्, म तिमी्रो साथमा छु। जब तिमी नदीहरू तर्छौं तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेट्ने छैन।

3 किन? किनभने म, परमप्रभु, तेरो परमेश्वर हुँ। म इस्राएलको परमपवित्र तेरो उद्धारक तिमीहरूको उद्धारको निम्ति मैले मिश्र भुक्तान गरेको थिएँ। तिमीलाई आफ्नो बनाउन मैले कृश र सेबालाई दिएको थिएँ।

4 तिमी मेरो निम्ति अत्यन्त मुख्य छौ। यसकारण म तिमी्रो सम्मान गर्छु। म तिमीलाई प्रेम गर्छु र तिमी्रोलागि सारा मानिसहरू एवं जातिहरू प्रदान गर्नेछु ताकि तिमी बाँचन सक।

5 “यसैले नडराऊ! म तिमीहरूको साथमा छु। म तिमी्रो नानीहरूलाई भेला गरेर तिमीकहाँ ल्याइदिनेछु। म तिनीहरूलाई पूर्व र पश्चिमबाट भेला गर्नेछु।

6 म उत्तर दिशालाई भन्नेछु मेरा मानिसहरू मलाई देऊ! म दक्षिण दिशालाई भन्नेछु; मेरा मानिसहरूलाई बन्दी बनाएर नराख! मेरा छोरा-छोरीहरू जो टाढा ठाउँहरूमा छन्, मलाई देऊ।

7 ती सबै मानिसहरू देऊ जो मेरा हुन—मेरो नाउँ तिनीहरूसित संयुक्त छ। मैले ती मानिसहरू आफ्नोलागि सृष्टि गरेँ। तिनीहरूलाई सृष्टि गरेँ यसकारण तिनीहरू मेरा हुन।”

8 परमेश्वर भन्नुहुन्छ, “जसका आँखाहरू छन् तर तिनीहरू अन्धा छन् भने, ती मानिसहरू मकहाँ ल्याऊ। ती मानिसहरू मकहाँ ल्याऊ जसका कानहरू छन् तर बहिरा छन्।

9 सबै मानिसहरू र जाति-जातिहरू राष्ट्र एकैसाथ भेला हुनुपर्छ। हुन सक्छ तिनीहरूका झट्टा देवताहरू मध्ये एकजनाले प्रारम्भमा के भएको थियो बताउन चाहन्छ। तिनीहरूले आफ्ना कुरालाई प्रमाणित पार्नलाई साक्षीहरू पनि ल्याउनु पर्छ। साक्षीहरूले साँचो कुरा बोल्नु पर्छ। तब तिनीहरू ठीक रहेछन् भन्ने साबित हुनेछ।”

10 परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो साक्षी हो। मैले चुनेका दास तिमी हो। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले मानिसहरूलाई मप्रति विस्वस्त पार्नलाई सहयोग गर। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले बुझ्नु पर्छ कि ‘म नै उही हुँ’ म नै साँचो परमेश्वर हुँ। मभन्दा पहिल्यै त्यहाँ कोही पनि परमेश्वर थिएन अनि म पन्चात पनि कोही परमेश्वर हुने छैन।

11 म हो म नै परमप्रभु हुँ। मबाहेक अरु कोही पनि मुक्तिदाता छैन।

12 म एकजना हुँ जसले तिनीहरूसित बोल्छो। मैले तिमीलाई बचाएँ, मैले ती कुराहरू भने। त्यो तिमीसित जो थियो नयाँ वस्तु होइन। तिमी म साक्षी हो अनि मेरो तिमी्रो परमेश्वर हुँ।” परमप्रभु आफैले यी कुरा भन्नुभयो,

13 “म सधैं नै परमेश्वर रहेको छु। जब म कुनै काम गर्छु, कसैले पनि त्यो मैले गरेको कुरा बद्दिलन सक्नेँ। अनि कसैले पनि मानिसहरूलाई मेरो शक्तिबाट बचाउन सक्नेँ।”

14 परमप्रभु, इस्राएलका परमपवित्रले, तिमीहरूलाई बचाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका खातिर म बाबेलमा सेनाहरू पठाउने छु। धेरै मानिसहरू पक्राउ पर्नेछन्। ती मानिसहरू, कल्दीहरू, उनीहरू कै आफ्ना जहाजहरूमा लैजाइनेछ। (कल्दीहरू आफ्ना जहाजहरूमाथि गर्व गर्छन्।)

15 म परमप्रभु तिमीहरूका परमपवित्र हुँ। मैले इस्राएल बनाएँ, म तिमीहरूका राजा हुँ।”

परमेश्वरले आफ्ना मानिसहरूलाई पुनः बचाउनु हुन्छ

16 परमप्रभुले समुद्रमा बाटोहरू बनाउनु हुनेछ। उहाँले धमिलो पानीबाट पनि आफ्ना मानिसहरूको लागि बाटो बनाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ,

17 “मानिसहरू ज-जसले मेरो विस्मृ तिनीहरूको रथहरू, घोडाहरू, र सेनाहरू सहित लड्ने छन् तिनीहरू पराजित हुनेछन्। तिनीहरू फेरि उठ्न सक्ने छैनन् तिनीहरू ध्वंस हुनेछन्। तिनीहरू मैनबती जस्तो थामिने छन्।

18 यसकारण जो शुरूमा भएको थियो त्यसलाई नसम्झ। धेरै बाँध अगाडी जे भइसकेको छ त्यसलाई नसोच।

19 किन? किनभने म नयाँ काम गर्नेछु। अब तिमी नयाँ पाल्वा जस्तो उम्रनेछौ। निसन्देह तिमी जान्दछौ कि यो सत्य हो। म साँच्चै नै मस्भूमिमा बाटो बनाउने छु। म साँच्चै नै सुक्खा जग्गाहरूमा नदीहरू बागाउनेछु।

20 यसले गर्दा जङ्गली पशुहरू सम्मले मलाई धन्यवाद प्रकट गर्नेछन्। विशाल पशुहरू र चराहरूले पनि म प्रति धन्यवाद प्रकट गर्नेछन्। तिमीहरूले मलाई सम्मान गर्नेछन् जब म मस्भूमिमा पानी पार्नेछु। म यसो गर्नेछु मेरा मानिसहरूलाई पानी दिनलाई-जसलाई मैले रोजे।

21 ती मानिसहरूलाई मैले बनाएको हो। अनि ती मानिसहरूले मेरो स्तुति गान गाउनेछन्।

22 “याकूब, तिमीले मेरो पुकारा गरेनौ। किन? किनभने तिमी इझाएलीहरू मसँग थकित भएकाछौ।

23 तिमीहरूले मेरो लागि होमबलि चढाउनलाई आफ्नो भेडा ल्याएनौ। तिमीहरूले मेरो सम्मान गरेनौ। तिमीहरूले मेरोलागि बलि चढाएनौ। मैले बलिहरू चढाऊ भनेर जबरजस्ती गरिन। मैले धूपहरू सत्काउनु भनेर कर लगाइन जब सम्म तिमीहरू थकित भयौ।

24 यसर्थ मेरो सम्मानकोलागि तिमीहरूले आफ्नो पैसाले केही पनि किनेनौ, तर तिमीहरूले मलाई आफ्नो पापको भारी बोकायौ। तिमीहरूले त्यतिजेल पाप गर्नु यो जब सम्म म तिमीहरूका नराप्ता कुराहरूले अत्यन्त कमजोर भईन।

25 “म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन।

26 तर तिमीहरूले मलाई सम्झनु पर्छ। हामी एकै साथ भेला हुनुपर्छ अनि निर्णय लिनुपर्छ जसले गर्दा तिमीहरू आफ्नो स्थिति प्रस्तुत गर्न सक्छौ अनि हामी के सही हो निर्णय लिनु सक्छौ।

27 तिमीहरूका पहिले पिता-पुर्खा पापी थिए। अनि तिमीहरूका वकीलहरूले मेरो विरुद्ध कुराहरू गरे।

28 यसकारण म पवित्र शासकहरूलाई अपवित्र बनाउनेछु अनि याकूबलाई गाली गर्नेछु। नराप्ता घटनाहरू इझाएलमा हुनेछन्।”

44

परमप्रभु नै केवल परमेश्वर हुनुहुन्छ

1 “याकूब, तिमी मेरो दास हो। मेरो कुरा होशियारी साथ सुन, इझाएल मैले तिमीलाई छानेको छु। म जे कुरा भन्छु सुन।

2 म परमप्रभु हुँ अनि मैले तिमीलाई बनाएँ। म मात्र हुँ जसले तिमीलाई बनाए जो अहिले तिमी छौ। मैले तिमीलाई त्यति बेलादेखि सहयोग गरेको हुँ जब तिमी आमाको गर्भमा थियो। मेरो दास, याकूब, नडाऊ। यशून (इझाएल) मैले तिमीलाई चुनेको हुँ।

3 “म तिखाँएको मानिसहरूलाई पानी खन्याई दिनेछु। म सुक्खा भूमिहरूमा खोला बगाइदिनेछु। म मेरो आत्मा तिम्रो छोरा-छोरीहरूमाथि खन्याई दिनेछु, यो तिम्रो सन्तानमा बगिरहने पानीका धाराहरू जस्तै हुनेछ।

4 तिनीहरू संसारका मानिसहरूका माझमा बढनेछन्। तिनीहरू खोलाहरूका छेउमा उम्रेर बढने स्खहरू जस्ता हुनेछन्।

5 “एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ अनि अर्को मानिसले ‘इझाएलको’ नाउँ प्रयोग गर्नेछ।’

6 परमप्रभु इझाएलको राजा हुनुहुन्छ। सेनाहरूका परमप्रभुले इझाएललाई बचाउनु हुनेछ। परमप्रभुले भन्नु हुन्छ, “म केवल परमेश्वर हुँ। यहाँ अरु कोही देवताहरू छैनन्। म नै आदि हुँ र म नै अन्त हुँ।

7 यहाँ म जस्तै अन्य कुनै परमेश्वर छैन। यदि यहाँ छ भने, त्यो परमेश्वरले जस्तै बोल्नु पर्छ। त्यो परमेश्वर आएर म जस्तै परमेश्वर हो भनी प्रमाण गर्नु पर्छ। त्यो परमेश्वरले त्यस समयदेखिको घटनाहरू बताउनु पर्छ जब मैले प्राचीन मानिसहरू बनाएँ। त्यस परमेश्वरले भविष्यमा हुने कुराको संकेत पनि दिन सक्नुपर्छ।

8 “तिमीहरू नडाऊ। सुर्ता नगर। मैले तिमीहरूलाई के हुनेछ भनेर पहिल्यै भनिसकेको छु। तिमीहरू मेरा साक्षी हो। यहाँ अन्य कुनै परमेश्वर छैन। यहाँ अन्य कुनै ‘चट्टान छैन,’ म जान्दछु म मात्र एक हुँ।”

झूटा देवताहरू व्यर्थका छन्

9 केही मानिसहरूले मूर्तिहरू बनाउँछन्। तर तिनीहरू कामै नलाग्ने छन्। ती मानिसहरू मूर्तिहरूका साक्षीहरू हुन्—तर तिनीहरूले देख्न सक्दैनन्। तिनीहरू केही जान्दैनन्। तिनीहरूले जे गरेकाछन् त्यसका लागि तिनीहरूलाई लज्जित बनाइनेछ।

10 कसले ती झूटा देवताहरू बनाए? कसले ती व्यर्थका मूर्तिहरू बनाए?

11 कारीगरहरूले ती देवताहरू बनाए! अनि ती कारीगरहरू केवल मानिसहरू नै हुन् देवताहरू होइनन्। यदि त्यस्ता मानिसहरू एकसाथ आएर ती कुराहरूमा छलफल गर, तब तिनीहरू लज्जित र त्रसित हुने थिए।

12 एक कारीगरले तातो आगोमा फलाम तताउनु आफ्ना हतियारहरू चलाउँदछ। त्यो धातु पिट्नलाई त्यस मानिसले मार्तोल चलाउँदछ, अनि त्यो धातुबाट मूर्ति बन्दछ। त्यस मानिसले आफ्ना शक्तिशाली पाशुराहरू चलाउँदछ। तर जब त्यो मानिस भोको हुन्छ, उसले आफ्नो शक्ति प्रयोग गर्दछ। यदि मानिसले पानी पिउँदैन भने, उसको तिखाँ मेटिँदैन।

13 अर्को कारीगरले काठमाथि रेखाहरू खिचका लागि फिता र सिसाकलम चलाउँदछ। यसो गर्नाले के देखाउँछ भने उसले काठ कहाँ काट्नु पर्छ। त्यसपछि त्यस मानिसले आफ्नो छिनोहरू चलाउँदछ र काठबाट मूर्ति काट्दछ। उसले आफ्नो फिताले मूर्ति नाप्ने काम गर्दछ। यस प्रकारले, कारीगरले काठलाई एउटा मानिस जस्तो देखिने स्वरूप बनाउँदछ। अनि यो मानिस जस्तो देखिने मूर्तिले केही गर्दैन, तर त्यसको घरमा बस्दछ।

14 मानिसले धूपी, देवदारहरू काठ र फलौटको स्खहरू काट्छ। त्यो मानिसले स्खहरू उमारेन, ती स्खहरू आफै उम्रन्छ। यदि कुनै एउटा मानिसले धूपीको स्ख रोप्छ भने, वर्षाले ती स्ख उमाउँदछ।

15 त्यसपछि त्यस मानिसले त्यो स्ख आफ्नो आगोमा बाल्दछ। मानिसहरूले त्यस स्खलाई दाउराको रूपमा काट्दछन्। अनि उसले त्यी दाउरा खाना पकाउन र आफूलाई न्यानो बनाउनका लागि प्रयोग गर्दछ। मानिसले केही दाउरा बालेर आफ्नो लागि रोटी बनाउँछ तर मानिसले त्यही स्खलाई अथवा त्यस स्खको केही अंशबाट देवता बनाउँछ अनि त्यस देवतालाई पूजन थाल्दछ। त्यो देवता मानिसले बनाएको मूर्ति हो तर मानिस त्यस मूर्ति समक्ष झुक्छन्।

16 मानिसले आधा जस्तो काठ आगोमा बाल्छ। मानिसले त्यो आगोमा मासु पकाउछ र अघाउजेल खान्छ। मानिसले आफूलाई न्यानो राख्नका लागि दाउरा बाल्दछ। त्यस मानिसले भन्छ, “असल! अब म न्यानो भएँ अनि म देख्न सक्छु, त्यो आगोको उज्यालो कहाँसम्म पर्दछ।”

17 तर सानो स्खको टुक्रा त्यहाँ छाडियो, यसकारण मानिसले त्यस टुक्राबाट मूर्ति बनाउँछ अनि ईश्वर मान्छ। उ त्यस देवता समक्ष झुक्छ अनि पूजा गर्दछ। मानिसले देवताहरूलाई प्रार्थना गर्दै भन्दछ, “तपाईं मेरा ईश्वर हुनुहुन्छ, मलाई बचाउनु होस।”

18 ती मानिसहरूले जान्दैनन् तिनीहरूले के गरिरहेका छन्। तिनीहरूले बुझ्दैनन्। तिनीहरूका आँखा बन्द भए जस्तै छन्, यसैले तिनीहरूले देख्न सक्दैनन्। तिनीहरूको हृदयले बुझ्ने कोशिश गर्दैनन्।

19 ती मानिसहरूले यस विषयमा सोच विचार गरेका छैनन्। मानिसहरूले बुझ्दैनन् यसकारण तिनीहरूले आफ्नो बारेमा कहिल्यै सोचेका छैनन्, “मैले आधा दाउरा आगोमा बालें। मैले तातो कोइलामा रोटी बनाएँ अनि मासु पकाएँ। त्यसपछि मैले मासु खाँएँ। अनि मैले बाँचेको ती काठहरूले यस्तो भयानक चीज बनाएँ। मैले दाउराका मुढालाई पूज्जिरहेको छु।”

20 त्यो मानिसले जान्दैन आफूले के गरिरहेछ। उ अन्योलमा छ, यसकारण उसको मनले उसलाई झट्टो बाटोमा लगरहेकोछ। त्यस मानिसले आफूलाई बचाउन सक्तैन। अनि उसले गरिरहेका गल्ती काम देख्न सक्तैन। मानिसले भन्नेछ, “यो मूर्ति जुन मैले समाती रहेकोछु त्यो झट्टा देवता हो।”

परमप्रभु, सत्य परमेश्वरले, इस्राएललाई साथ दिनुहुन्छ
21 “याकूब, यी कुराहरू याद राख।

इस्राएल, याद राख, तिमी मेरो सेवक हो।
मैले तिमीलाई बनाएँ। तिमी मेरो सेवक हो,
यसकारण इस्राएल, म तिमीलाई कहिल्यै बिर्सिने छैन।

22 तिमी पापहरू ठूलो बादल जस्ता थिए
तर मैले ती पापहरू पखालिदिँएँ।

तिमी पापहरू मेटिए गए,
जसरी बादल पातलो हावामा हराउँदछ।

मैले तिमीलाई जोगाएँ,
अनि बचाएँ यसैले तिमी फर्केर मकहाँ आयौ।”

23 आकाशहरू आनन्दित छन् किनभने परमप्रभुले ती महान वस्तुहरू बनाउनु भयो।
पृथ्वी आनन्दित छ, पृथ्वी मुनिका गहिर्याँ सम्म।

पर्वतहरू परमप्रभुलाई धन्यवाद प्रकटगद्गै गर्दछन्।
जङ्गलमा भएका सारा रूखहरू आनन्दित छन्।

किनभने परमप्रभुले याकूबलाई बचाउनु भयो।
परमप्रभुले महान कुराहरू इस्राएलको लागि गर्नु भयो।

24 परमप्रभुले तिमीलाई बनाउनु भयो जो तिमी आज छौ।
परमप्रभुले त्यस्तो गरिरहनु भएको बेला तिमी आमकै गर्भभित्र थियौ।

परमप्रभु भन्दछ, “म, परमप्रभुले, सबै थोक बनाएको हो।
म स्वयंले आकाश राखें।
मैले पृथ्वीलाई मेरो समक्ष फैलाएँ।”

25 झट्टा अगमवक्ताहरूले झट्ट बोल्दछन्, तर परमप्रभुले तिनीहरूका झट्टा कुराहरू गल्ती हुन भनेर देखाउनुहुन्छ। परमप्रभुले मूर्ख मानिसहरू बनाउनु हुन्छ जसले जादू गर्दछन्। तिनीहरू सोचदछन् कि तिनीहरू ज्यादा जान्दछन्। परमप्रभुले ज्ञानी मानिसहरू सम्मलाई अन्योलमा पारिदिनुहुन्छ। परमप्रभुले तिनीहरूलाई मूर्ख पार्नुहुन्छ।

26 परमप्रभुले आफ्ना दासहरूलाई समाचार भन्नुलाई मानिसहरूकहाँ पठाउनु भयो। अनि परमप्रभुले ती समाचारहरूलाई सत्य साबित पार्नुभयो। परमप्रभुले दूतहरूलाई मानिसहरूकहाँ के कुराहरू गर्नुपर्छ भनेर बताउनलाई पठाउनु भयो। अनि परमप्रभुले तिनीहरूको सल्लाह असल हो भनेर देखाउनुहुन्छ।

परमेश्वरले यहूदा पुननिर्माण गर्नलाई कोरेस छान्नु हुन्छ
परमप्रभुले यरूशलेमलाई भन्दछ, “मानिसहरू फेरि त्यहाँ बस्नेछन्।”
परमप्रभुले यहूदाका शहरहरूलाई भन्दछ, “तिमी फेरि पुननिर्माण हुनेछौ।”

परमप्रभुले ती शहरहरूलाई भन्दछ कि तिनीहरू ध्वंस भए, “म तिमीलाई नयाँ शहरमा पुनःस्थापित गर्नेछु।”
27 परमप्रभुले गहिरा पानीलाई भन्दछ, “सुखवा भई जाओस।
म तिमी मूल श्रोतहरू पनि सुकाइदिनेछु।”

28 परमप्रभुले कोरेसलाई भन्दछ, “तिमी मेरो भेडा गोठाला हो,
तिमीले त्यही कुरा गर्ने छौ जो म चाहन्छु।
तिमीले यरूशलेमलाई भन्नेछौ, ‘तिमी पुन निर्माण हुनेछौ।’
तिमीले मन्दिरलाई बताउनेछौ, ‘तिमी जग पुननिर्माण हुनेछौ।’ ”

45

परमेश्वरले इस्राएललाई स्वतन्त्र पार्नु कोरेस छान्नु हुन्छ

1 आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्दछन्:

“म कोरेसको दाहिने हात समाउनेछु। राजाहरूका शक्ति लिनलाई म उसलाई सहायता गर्नेछु।

शहरका ढोकाहरू कोरेसलाई बन्द हुनेछैन,
म शहरका प्रवेशद्वारहरू खोली दिनेछु अनि कोरेस शहर भित्र जानेछ।

2 कोरेस, तिमी सेनाहरूले अधि बढ्नेछन् अनि म तिमी अघाडी जानेछु।
म पर्वतहरू मैदान तुल्या पारिदिनेछु।

म शहरका कौसाका प्रवेशद्वारहरू भत्काइदिनेछु।

म फलामका ढोकाको बारहरू काटिदिनेछु।

3 म तिमीलाई त्यो धन दिनेछु जसले अन्धकारमा बचाउनेछ।

म तिमीलाई ती गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु।

म यसो गर्ने छु ताकि तिमीहरूले म इस्त्राएलको परमप्रभु परमेश्वर हुँ, भनेर जानेछौ।

अनि म तिमीलाई तिम्नो नाउँले बोलाउनेछु।

4 म यी कुराहरू मेरो दास याकूबको लागि गर्छु।

म यी कुराहरू मैले चुनेको इस्त्राएलको लागि गर्छु।

कोरोस, म तिमीलाई नाउँले बोलाउनेछु। तिमी मलाई जान्दैनौ।

तर म तिमीलाई जान्दछु त्यसैले नाउँले बोलाउनेछु।

5 म परमप्रभु हुँ। म मात्र परमेश्वर हुँ।

म बाहेक अरु परमेश्वर छैन।

मैले तिमीलाई बलसँगै लुगा लगाइदिएँ।

तर अझै तिमी मलाई बुझ्दैनौ।

6 यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले

म नै परमेश्वर हुँ भनेर जानुन।

पूर्वदेखि पश्चिम सम्मका मानिसहरूले म परमप्रभु हुँ भनेर जानुन,

अनि त्यहाँ म बाहेक अरु कुनै परमेश्वर छैन।

7 मैले उज्यालो बनाएँ अनि मैले अंधारो बनाएँ।

मैले शान्ति बनाएँ अनि मैले क्रोधहरू बनाएँ।

म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।

8 “माथि आकाश बाट पृथ्वीमा पण्टा बसिन्छ

जसरी बादलबाट पानी बसिन्छ, पृथ्वी खोलिन्छ,

अनि मुक्ति उत्पन्न होस!

मुक्तिको विकास हुन्छ

साथ-साथै सद्भावना बढ्छ।

म परमप्रभुले नै यी सब बनाएँ।”

परमेश्वरले आफ्ना सृष्टिलाई वशमा राख्नु हुन्छ

9 “यी मानिसहरूलाई हेर! कसले तिमीहरूलाई सृष्टि गरे त्यसबारे उसित तर्क गरिरहेकाछन। तिमीहरूलाई हेर मसँगै तिमीहरू वश गरिरहेका छन। तिमीहरू माटोको फुटेको भाँडा जस्ता छन। मानिसले, भिजेको गिलो माटो भाँडा बनाउन प्रयोग गर्छ अनि गिलो माटोले सोध्दैन, ‘मानिस, तिमी के गरिरहेकाछौ?’ चीजहरू जो बनाइन्छन। ती चीजहरूमा त्यो शक्ति हुँदैन कि जसले बनायो उसलाई सोधोस। मानिसहरू पनि गिलो माटो जस्तै हुन।

10 एकजना पिताले नानीहरूको जन्म गराउँछ। अनि नानीहरूले सोध्न सक्नेनन्, ‘तपाईंले किन हामीलाई जीवन दिइरहनु भएकोछ?’ नानीहरूले आफ्नी आमालाई सोध्न सक्नेनन्, ‘तपाईंले किन हामीलाई जन्म दिइरहनु भएको छ?’ ”

11 परमप्रभु परमेश्वर एकमात्र इस्त्राएलको परमपवित्र हुनुहुन्छ। उहाँले इस्त्राएल बनाउनु भयो। अनि परमप्रभु भन्नुहुन्छ:

“मेरा छोरा, तिमीहरूले मलाई चिन्ह दिनुहोस भनेर भन्यौ।

तिमीहरूले मलाई मैले गरेको कामहरू देखाउनु होस भन्यौ।

12 यसकारण हेर, मैले पृथ्वी बनाएँ

अनि मैले सारा मानिसहरूलाई यसमा जीवन दिएँ।

मैले आफ्नै हातहरूद्वारा आकाशहरू बनाए।

अनि मैले सारा तारामण्डललाई आकाशमा आदेश दिए।

13 मैले कोरिसलाई शक्ति प्रदान गरे ताकि उसले राम्रो काम गरोस।

अनि मैले उसको कामहरू सहज पारिदिए।

कोरिसले मेरो शहर पुननिर्माण गर्नेछ।

अनि उसले मेरा मानिसहरू स्वतन्त्र पार्नेछ, कोरिसले मेरा मानिसहरू मलाई बेच्नेछैन, मैले उसलाई ती कुराहरू गर्नलाई त्यसको मूल्य तिर्नु पर्नेछैन।”

सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।

14 परमप्रभुले भन्नुहुन्छ, “मिश्र र कृश धनी छन

तर इस्त्राएल, तिमीले ती धनहरू पाउनेछौ।

शबाईका अला मानिसहरू तिम्नो हुनेछन।

तिनीहरूको गर्दन वरिपरि बाँधिएको साङ्गलोसितै तिनीहरू तिम्नो पछि पछि हिडनेछन।

तिनीहरू तिमी समक्ष झुक्नेछन।

अनि तिनीहरूले तिमीसित प्रार्थना गर्ने छन।

अनि त्यहाँ अन्य कोही परमेश्वर हुनेछैन।

इस्त्राएलका, परमेश्वर तिमीसँग हुनुहुन्छ।”

15 परमेस्वर, तपाईं सर्वशक्तिमान् हुनुहुन्छ, मानिसहरूले देख्न सक्तैनन्।
तपाईं इस्त्राएलको उद्धारक हुनुहुन्छ।

16 धेरै मानिसहरूले झूटा देवताहरू बनाउँछन्।
तर ती मानिसहरू निराश हुनेछन्।
ती सारा मानिसहरू लज्जित हुनेछन्।

17 तर इस्त्राएल परमप्रभुद्वारा बचाइनेछ।
त्यो उद्धार कार्य सदा-सर्वदा रहनेछ।
कहिल्यै पनि इस्त्राएल लज्जित हुनेछैन।

18 परमप्रभु नै परमेस्वर हुनुहुन्छ।
उहाँले आकाशहरू र पृथ्वी बनाउनु भयो।
परमप्रभुले पृथ्वीलाई यसको ठाउँमा राख्नु भयो।
परमप्रभुले यस पृथ्वीलाई खाली गर्न चाहनुहुन्न, जुन उहाँले बनाउनु भयो!
उहाँले पृथ्वी बस्नका लागि बनाउनु भयो!

“म परमप्रभु हुँ,
म बाहेक अरु कोही परमेस्वर छैन।”

19 “म गुप्तमा बोल्दिन म खुल्ला प्रकारले बोल्छु।
मैले मेरा शब्दहरू यस संसारको अन्धकारमा लुकाइँन।

मैले याक्बका मानिसहरूलाई
यस रिती ठाउँहरूमा हेर भनेर भनिन्।

म परमप्रभु हुँ, अनि सत्य बोल्दछु।
मैले भनेका कुराहरू सत्य छन्।

परमप्रभुले प्रमाणित गर्नुहुन्छ, कि उहाँ मात्र एक परमेस्वर हुनुहुन्छ

20 “त्यसकारण, हे मानिसहरू हो, तिमीहरू भेला हौः। तिमीहरू अर्का राष्ट्रहरूबाट उम्केका छौ। मानिसहरू जान्दैनन् तिनीहरू के गरिरहेका छन्।
(जब तिनीहरू काठको मूर्तिहरू बोक्छन् तिनीहरू जान्दैनन् कि तिनीहरू ती देवताहरूलाई प्रार्थना गर्छन् जसले तिनीहरूलाई सहायता गर्न सक्तैनन्।

21 यी मानिसहरूलाई भन, मकहाँ आऊ। तिनीहरूका आफ्ना मामला प्रस्तुत गर्दै ती कुराहरूका छलफल तिनीहरूलाई देऊ।)
“कसले तिमीहरूलाई ती कुराहरू बताए जुन धेरै वर्ष अघि घटेका थिए? कसले धेरै वर्षहरूदेखि यी कुराहरू लगातार भने? म, परमप्रभुले, मात्र यी कुराहरू भने। म मात्र परमेस्वर हुँ। त्यहाँ के म जस्तो अन्य कोही देवता छ? के त्यहाँ अन्य असल देवता छ? के त्यहाँ अन्य कोही देवता छ जसले आफ्ना मानिसहरूलाई बचाउँदछ? अहं! त्यहाँ अन्य देवता छैन।

22 टाढामा भएका सारा मानिसहरूले ती झूटा देवताहरू पछ्याउन छोड्नु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेस्वर हुँ। त्यहाँ अन्य देवता छैन। म परमेस्वर हुँ।

23 “मेरो आफ्नै शक्तिद्वारा यो प्रतिज्ञा गर्छु। अनि जब प्रतिज्ञा सत्य हो। जुन कुरा विषयमा म वचन दिँन्छु त्यो हुने नै छ। अनि म वचन दिँदछु कि प्रत्येक मानिस मेरो समक्ष झुक्नेछ। अनि प्रत्येक मानिसले मलाई पछ्याउने प्रतिज्ञा गर्नेछ।

24 मानिसहरूले भनेछन्, “धार्मिकता र शक्ति परमप्रभुबाटै मात्र आउने छ।”

कतिपय मानिसहरू परमप्रभुसित कोथित छन्। तर परमेस्वरको साक्षी आउनेछ र परमप्रभुले गर्नु भएको कुराहरूको विषयमा बताउनु हुनेछ। यसकारण ती क्रोधित मानिसहरू लज्जित हुनेछन्।

25 असल काम गर्नका लागि परमप्रभुले इस्त्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेस्वरसित अत्यन्त आनन्दित हुनेछन्।

46

असत्य देवताहरू निरर्थक छन्

- 1 बाल देवता अनि नबो देवता, मेरो समक्ष झुक्नेछन्। ती झूटा देवताहरू मूर्ति मात्र हुन्।
“मानिसहरूले ती मूर्तिहरू पशुहरूका ढाडहरूमाथि राख्दछन् ती मूर्तिहरू खाली बोक्नको भारी मात्र हुन्।
- 2 ती झूटा देवताहरू झुक्नेछन् तिनीहरू सबै पतन हुनेछन्। ती झूटा देवताहरू उम्किन पाउने छैनन्। तिनीहरू सबैलाई कैदीहरू सरह ल्याइनेछ।
- 3 “हे याक्बका परिवार, मलाई ध्यान दिएर सुन। इस्त्राएलबाट आएका सारा मानिसहरू जो अझ जीवित छन्, ध्यान दिएर सुन। मैले तिमीहरूलाई बोकी ल्याएको हुँ। तिमीहरू आफ्ना आमाको गर्भमा हुँदादेखि नै मैले बोकी ल्याएको हुँ।
- 4 जब तिमीहरू जन्मियो मैले बोकेर ल्याएँ अनि जब तिमीहरू बढ्नु हुनेछो म बोकी नै रहनेछु। तिमीहरूका कपालहरू सैतै पाकी सक्नेछ, त्यति बेला पनि म तिमीहरूलाई बोकी नै रहने छु, किनभने मैले तिमीहरूलाई बनाएको हुँ। म लगातार तिनीहरूलाई बोकी रहनेछु अनि म तिमीहरूलाई बचाउनेछु।
- 5 “के तिमीहरू मलाई अरु कुनै चीजसित तुलना गर्न सक्छौ? अहं कोही पनि मेरो बराबर छैन। म जस्तो कोही छैन।
- 6 कतिपय मानिसहरू सुन र चाँदीको धनी छन्। सुन तिनीहरूको थैलोबाट झर्छ, अनि तिनीहरूले चाँदी तराजुमा तौलन्छन्। ती मानिसहरूले काठबाट झूटा देवताहरू बनाउनुलाई शिल्पकारहरूलाई पैसा दिँदछन्। त्यसपछि ती मानिसहरू नतमस्तक भएर झूटा देवता पूज्दछ।
- 7 ती मानिसहरू आफ्ना काँधमा ती झूटा देवताहरू बोक्छन्। झूटो देवता अर्थहीन हो। मानिसहरूले यसलाई बोक्नु पर्छ। मानिसहरू भूमा मूर्ति उभ्याउँछन्। अनि झूटो देवता त्यहाँबाट हिँडन सक्तैन। झूटो देवता मूर्ति मात्र हो। यसले मानिसहरूलाई संकटबाट रक्षा गर्न सक्तैन। मानिसहरू त्यससित चिच्याउँछन् तर कुनै उतर पाउँदैनन्। झूटो देवता मात्र मूर्ति हो। यसले मानिसहरूलाई तिनीहरूको समस्याबाट रक्षा गर्न सक्तैन।
- 8 “तिमीहरूले पाप गरेकाछौ, तिमीहरूले ती कुराहरूको बारेमा फेरि विचार गर्नुपर्छ। ती कुराहरूलाई समझ र बलियो हो।
- 9 त्यो धेरै बंध अघाडी घटेको घटना समझ। समझ म परमेस्वर हुँ। त्यहाँ अन्य कोही परमेस्वर छैन। ती झूटा देवताहरू म जस्ता छैनन्।
- 10 “शुरूमा मैले जो कुराहरू भने ती अन्तमा हुनेछन्। धेरै वर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु।
- 11 अनि म मानिसलाई पूर्वबाट बोलाइरहेछु। त्यो मानिस चील जस्तै हुनेछ। उ धेरै टाढा देशबाट आउने छ, म ती कुराहरू गर्ने निर्णय गर्छु। म तिमीलाई भनेरहेछु कि म यो गर्ने छु अनि म गर्ने नै छु। मैले उसलाई बनाएँ र उसलाई ल्याउनेछु।

12 “तिनीहरू कतिजनाले सोच्छौ कि तिमीसँग ठूलो शक्ति छ, मलाई ध्यान दिएर सुन। तर तिमीले राम्रो कामहरू गरेनौ।

13 म धार्मिक कामहरू गर्नेछु। चाँडो गरि म मेरो मानिसहरू बचाउनेछु। म सियोनलाई उद्धार गर्नेछु। मेरो आश्चर्यपूर्ण इम्राएलका निम्ति ल्याउनेछु।”

47

बाबेललाई परमेश्वरको सन्देश

1 “हे बाबेलकी कन्या तल आऊ अनि भईमा बस।

कल्दीहरूकी कन्ये छोरी,* भईमा बस।

तिमी अहिले शासक होइनौ।

मानिसहरू सोच्ने छैनन्, कि तिमी एकजना सुन्दरी, कोमल, सुकुमारी हो।

2 अब तिमीले कठिन परिश्रम गर्नुपर्छ। तिमीले ढुङ्गाको जाँतो ल्याउनु पर्छ अनि अन्न पिँधेर पीठो बनाउनु पर्छ

तिम्रो घुटो हटाऊ अनि तिम्रो सुन्दर पोषाकहरू खोल।

तिमीले तिम्रो देश छोड्नु पर्नेछ।

तिम्रा फरियाहरू उठाऊ जबसम्म मानिसहरूले खुट्टाहरू देख्न सक्तैनन्, अनि नदीहरू† पार गर।

3 मानिसहरूले तिम्रा गुप् अंगहरू हेर्नेछन्

अनि तिम्रो लाज हेर्नेछन्।

तिमीले गरेको सबै दुष्टकर्मको बदला म चुकाउनेछु।

अनि कोही पनि तिमीलाई सघाउन आउने छैनन्।

4 “मेरा मानिसहरू भन्छन्, ‘परमेश्वरले हामीलाई बचाउनु हुन्छ।

उहाँको नाउँ हो सेनाहरूका परमप्रभु, इम्राएलका परमपवित्र हुनुहुन्छ।’ ”

5 “यसकारण बाबेल, त्यहाँ बस अनि शान्त हो।

कल्दीहरूका छोरीहरू अन्धकार भित्र जाऊ।

किनभने अब तिमी ‘राज्यहरूकी रानी’ रहने छैनौ।

6 “म मेरो मानिसहरूसित क्रोधित थिएँ,

ती मानिसहरू मेरा हुन्, तर म क्रोधित थिएँ,

मैले तिनीहरू तिमीलाई दिएँ, अनि तिनीहरूलाई तिमीले दण्ड दियो।

तर तिमीले तिनीहरूमाथि कृपा राखेनौ।

तिमीले बढा-पाकहरूलाई पनि

कठिन काम गर्न लगायो।

7 तिमीले भन्यौ, ‘म सदा-सर्वदा बाँचेछु।

म सधैं नै रानी हुनेछु।’

तिमीले ती मानिसहरू प्रति गरेको नराम्रो कुराहरूमा तिमीहरूले ध्यान दिएनौ।

तिमीले के हुने होला भनेर सोच्दा पनि सोचेनौ।

8 यसकारण अब, ‘विलासी झी’ ध्यान दिएर सुन!

तिमी सुरक्षित अनुभव गर र आफैलाई भन,

‘म मात्र प्रमुख मानिस हँ। म जस्तो प्रमुख अन्य कोही पनि छैन।

म कहिल्यै पनि विधवा हुने छैन। मसँग सधैं नानीहरू हुनेछन्।’

9 यी दुइ कुरा अचानक तिमीसित घट्नेछन्।

पहिले, तिमीले आफ्ना नानीहरू गुमाउनेछौ अनि त्यसपछि तिमीले आफ्नो लोम्ने गुमाउनेछौ। हो, यी कुराहरू साँच्चि नै तिमीसित घट्ने नै छन्।

अनि तिम्रा सबै मन्त्र र मोहनी शक्तिले तिमीलाई बचाउनेछैन।

10 तिमीले दुष्ट कर्महरू गर्थौ, तर अझ तिमी सुरक्षित अनुभव गर्छौ।

तिमीले सोच्छौ, ‘मैले गरेको दुष्ट कामहरू कसैले पनि देख्दैन।’

तिमी सोच्छौ कि तिम्रो विवेक र बुद्धिले तिमीलाई बचाउने छ।

तिमी आफैलाई सोच्छौ ‘म मात्र हँ,

म जस्तो अरू कोही मुख्य छैन।’

11 “तर कष्टहरू तिमीमाथि आइलाग्नेछ।

तिमी जान्दैनौ यो कहिले घट्ने छ? तर विपत्ति आइरहेछ।

तिमी ती कष्टहरूलाई रोक्न केही पनि गर्न सक्नेछैनौ।

12 तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई

तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्थौ।

यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्थौ।

हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला।

हुनसक्छ तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।

* 47:1: कल्दीहरूका कन्ये छोरी बाबेल शहरको अर्को नाउँ हो अथवा बेबिलोनको कन्ये छोरी।

† 47:2: नदीहरू टाइग्रिस र युफ्रेटिस नदीहरू। बाबेल यी दुई नदीहरूका माझमा पर्छ।

- 13 तिमीसँग धेरैजना सल्लाहकारहरू छन्,
के तिमी तिनीहरूका सल्लाहहरूबाट थकित भयौ?
तब तिम्रा ज्योतिषीहरू पठाऊ ताकि ताराहरू पढुन।
तिमीहरूले तिमीलाई महीना कहिले शुरू हुन्छ बताउन सक्नुन।
कष्टहरू कहिले आउन सक्छ भनेर बताउन सक्नुन।
- 14 तर ती मानिसहरूले आफैलाई सम्म बचाउन सक्तैन।
तिनीहरू पराल जस्तो जल्नेछन।
तिनीहरू यति चोँडो जल्नेछन कि
कसैलाई तातो पार्न कोइला सम्म रहने छैन।
- 15 त्यो प्रत्येक कुरामा घटने छ जुन तिमीले परिश्रम साथ गर्थौ।
जो मानिसहरूसँग तिमीले जीवनभर काम गर्थौ तिनीहरूले तिमीलाई छाडनेछन।
प्रत्येक मानिस आ-आफ्नो बाटो जाने नै छन्
अनि त्यहाँ तिमीलाई बचाउने कुनै पनि मानिस रहने छैन।”

48

- परमेश्वरले आफ्नो संसारमा शासन गर्नुहुन्छ
1 परमप्रभु भन्नुहुन्छ, “हे याकुबका परिवार हो मलाई ध्यान दिएर सुन।
तिमीहरू आफैले आफूलाई इस्त्राएल भन्यौ।
तिमीहरू यहूदाको वंशहरू हुँ।
तिमीले वचन राखलाई परमप्रभुको नाउँ चलायौ,
तिमीले इस्त्राएलको परमेश्वरको स्तुति गान गर्थौ।
तर तिमी धार्मिक र निष्कपट थिएनौ जब तिमीले ती कुराहरू गर्थौ।
- 2 “हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन।
तिनीहरू इस्त्राएलका परमेश्वरमाथि आश्रित छन्।
उहाँको नाउँ सेनाहरूका परमेश्वर नै हो।
- 3 “जुन कुरो घट्ने छ मैले धेरै अघि त्यस विषयमा बताएको थिएँ।
मैले ती कुराहरूको बारेमा भनेको थिएँ।
अनि मैले तिमीहरूलाई अचानक हुने बनाएँ।
- 4 मैले यी सबै गरेँ किनभने म जान्दथेँ तिमी एकदम अटेरी थियौ।
तिमीले मैले भनेको कुनै पनि कुरामा विश्वास गर्न मानेनौ।
तिमी एकदमै अटेरी थियौ फलाम जस्तै नबाङ्गिने अनि काँसा जस्तै कडा।
- 5 यसकारण के घटना घट्छ होला भनेर धेरै अघि मैले तिमीहरूलाई भनेको थिएँ।
मैले ती कुराहरू घट्नु भन्दा अघि नै तिमीहरूको बारेमा भनेको थिएँ।
मैले यो गरेँ ताकि तिमीले भन्नु नपरोस, ‘ती सबै हामीले बनाएका देवताहरूले गरेका भनेर।’
मैले यस्तो गरेँ भनी तिमीले भन्नु नपरोस,
‘हाम्रा मूर्तिहरूले यी देवताहरू हाम्रा हुन भन्ने कुरा बतायो।’ ”
- परमेश्वरले इस्त्राएललाई शुद्ध पार्नलाई दण्ड दिनु हुन्छ
6 “तिमीले के भयो भनेर ती घटनाहरू देख्यौ र सुन्यौ।
यसैले तिमीले अन्य मानिसहरूलाई यी खबरहरू भन्नु पर्नेछ।
अब म तिमीलाई नयाँ समाचारहरू बारे बताउनेछु
ती कुराहरू अझ सम्म तिमी जान्दैनौ।
- 7 यी कुराहरू ती होइनन् जो अधिने घटिसकेका थिए। यी ती कुराहरू हुन जुन अहिले भइरहेकाछन्।
आज भन्दा पहिले तिमीले ती कुराहरू जानेको थिएनौ
यसैकारण तिमीले भन्न सक्तैनौ, ‘हामीले पहिल्यै जानेका थियौ भनेर।’
- 8 तर त्यसो भएर पनि, तिमीले मेरो कुरामा ध्यान दिएनौ।
तिमीले केही पनि सिकेनौ।
मैले भनेका कुनै पनि कुरा तिमीले मान्दै मानेनौ।
म शुरू देखि नै जान्दछु कि तिमी मेरो विरुद्ध उठ्नेछौ।
तिमी जन्मेकै दिनदेखि तिमीले मेरो विरुद्धमा आन्दोलन गर्थौ।
- 9 “तर, म धैर्यवान हुनेछु।
म यो आफ्नैलागि गर्नेछु।
तैपनि मलाई नरिसाएको देखेर मानिसहरूले मेरो प्रशंसा गर्नेछन्।
किनभने मैले तिमीलाई नाश गरिन।
- 10 “हेर, म तिमीलाई शुद्ध पार्नेछु।
मानिसहरूले शुद्ध चाँदी बनाउनु तातो आगो प्रयोग गर्दछन्।

तर म तिमीलाई कष्टहरू दिएर शुद्ध पार्नेछु।

11 यो म स्वयंकोलागि गर्नेछु।

तिमीले मलाई त्यस्तो व्यवहार गर्नेछैनौ, मानौ म मुख्य होइन,
म मेरो महिमा र प्रशंसा कुनै झटा देवताहरूलाई लैजान दिने होइन।

12 “हे याकूब, मेरो कुरा ध्यान दिएर सुन।

इसाएल, म तिमीलाई मेरो मानिसहरू भनेर आह्वान गर्नेछु।

यसैले मलाई ध्यान दिएर सुन।

म आदि हुँ,

र म अन्त हुँ।

13 मैले पृथ्वीलाई मेरो आफ्नै हातले बनाएँ।

मेरो दाहिने हातले आकाश बनाएँ

अनि यदि मैले तिमीहरूलाई बोलाएँ भने
तिनीहरू एकैसाथ मेरो समक्ष आउनेछन्।

14 “तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन।

के कुनै झट्टो देवताले यी कुराहरू घट्टेछन् भनी भने? अहँ।

त्यस मानिस जसलाई परमप्रभुले बाबेल अनि कल्दीहरूलाई सजाय दिन रोज्नुहुन्छ,
उसले जे मन पछि त्यही गर्छ।”

15 परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई भने, म उसलाई बोलाउनेछु

अनि म उसलाई ल्याउनेछु।

म उसलाई सफल तुल्याउनेछु।

16 यहाँ आऊ र मलाई ध्यान दिएर सुन।

म त्यहाँ थिएँ जब बाबेल एक राष्ट्र सरह भएको थियो

अनि आदिदेखि नै मैले स्पष्ट रूपले बोले,
यसकारण ती मानिसहरूले जान्न सकोस मैले के भनें।”

त्यस पछि यशैयाले भने, “अहिले परमप्रभु मेरो मालिकले मलाई पठाउनु हुन्छ अनि उहाँको आत्माले यी कुराहरू भन्नु हुन्छ,

17 ‘परमप्रभु, तिम्रो उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ,

“ ‘म तिम्रो परमप्रभु तिम्रो परमेश्वर हुँ।

म तिमीहरूलाई ती कुराहरू सिकाउँछु जुन लाभदायक छ।

म तिमीहरूलाई ती बाटोहरू लानेछु जहाँ तिमीहरू जानुपर्छ।

18 यदि तिमीले मेरो कुरा मानेको भए,

तिमीहरूकहाँ पूर्ण रूपमा

बगिरहेको पानी सरह शान्ति आउने थियो।

असल कुराहरू घरिघरि आउने

समुद्रका छालहरू सरह तिमीहरूकहाँ आउने थियो।

19 यदि तिमीहरूले मेरो कुराहरू मानेको भए,

तिमीहरूले धेरै छोरा छोरीहरू पाउने थियो। तिनीहरू बालुवाका कणहरू जस्ता हुने थिए।

यदि तिमीले मेरा आज्ञा पालन गरेको भए,

तिमीहरू नाश हुने नै थिएनौ। तिमीहरू लगातार मसँग नै हुने थियो।’ ”

20 मेरा मानिसहरू बाबेल त्याग।

मेरा मानिसहरू, कल्दीहरूबाट भाग।

आनन्दको स्वरले यो सन्देशहरू मानिसहरूसँग भन्।

यो सन्देशहरू पृथ्वीको टाढा टाउँहरूमा फैलाऊ।

मानिसहरूलाई भन्,

“परमप्रभुले आफ्ना दास याकूबलाई बचाउनु भयो।”

21 परमप्रभुले मरूभूमिबाट भएर मानिसहरूलाई डोर्याउनु भयो, तर तिनीहरू कहिल्यै तिर्खाएनन्।

किनभने आफ्ना मानिसहरूका निम्ति

चटानबाट बगाएर उहाँले पानी बनाउनु भयो।

उहाँले चटान फोर्नु भयो र पानी बगाउनु भयो।

22 तर परमप्रभुले फेरि भन्नुभयो,

“त्यहाँ ढुङ्गा मानिसहरूकालागि शान्ति छैन।”

49

परमेश्वरले आफ्ना विशेष दासलाई डाक्नु हुन्छ

1 टाढामा रहेका मेरा मानिसहरू! मेरा कुरा ध्यान दिएर सुन,

पृथ्वीमा बाँचिरहेका सम्पूर्ण मानिसहरू ध्यान दिएर सन्।
 परमप्रभुले उहाँको सेवा गर्न मलाई आह्वान गर्नुभयो।
 म जन्मनु भन्दा अघि नै परमप्रभुले मेरो नाउँ काढ्नु भयो जब म आमाको गर्भमा नै थिएँ।
 2 परमप्रभुले मलाई उहाँका निम्ति बोल्न प्रयोग गर्नुहुन्छ।
 उहाँ मलाई धारिलो तरवार जस्तै प्रयोग गर्नुहुन्छ,
 तर उहाँले मलाई रक्षा पनि गर्नुहुन्छ। उहाँले मलाई आफ्नो हत्केलामा लुकाउनु हुन्छ।
 परमप्रभुले मलाई तिखो कौँड झैं उपयोग गर्नुहुन्छ,
 तर उहाँले मलाई कौँडको ढोकामा लुकाउनु हुन्छ।

3 परमप्रभुले मलाई भन्नुभयो, “इसाएल, तिमी मेरो दास हो।
 म तिमीसँग अचम्म लाग्दो कामहरू गर्नेछु।”

4 मैले भने, “मैले व्यर्थै परिश्रम गर्ने,
 मैले आफूलाई थोत्रो पारेँ, तर उपयोगी काम भने भएन।
 मैले मेरा सारा शक्तिहरू प्रयोग गरेँ
 तर वास्तवमा मैले केही पनि पाइँन।
 यसैले, परमप्रभुले मसँग केही गर्नलाई निर्णय दिनु पर्छ।
 परमेश्वरले मेरो कामको प्रतिफल दिने पर्छ।”

5 परमप्रभुले मलाई आमाको गर्भमा सिर्जना गर्नु भयो
 ताकि याकूब र इसाएललाई उहाँ समक्ष फर्काउनका लागि
 उहाँको सेवक हुन सकूँ।
 परमप्रभुले मलाई सम्मान गर्नुहुनेछ।
 म परमेश्वरबाट आफ्नो बल पाउनेछु।

6 परमप्रभुले मलाई भन्नुभयो, “तिमी मेरो एक मुख्य दास हो।
 इसाएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु।
 याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्।
 तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ।
 सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु।
 तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”

7 परमप्रभु, इसाएलका परमपवित्र
 र इसाएलका उद्धारक भन्नुहुन्छ,
 “मेरो दास नम्र छ उसले शासकहरूको सेवा गर्दछ,
 तर मानिसहरूले उसलाई हेला गर्दछन्।
 तर, राजाहरूले उसलाई हेर्ने छन्,
 अनि उसलाई आदर गर्न उभिनेछन्।
 महान अगुवाहरूले उ अघि शिर झुकाउनेछन्।”

यो घटना हुने नै छ किनभने परमप्रभु, इसाएलका परमपवित्रले, यो चाहनुहुन्छ। अनि परमप्रभुलाई विश्वास गर्न सकिन्छ। उहाँले नै तिमीलाई चुन्नु भएको हो।

उद्धारको दिन

8 परमप्रभु भन्नुहुन्छ,
 “त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु।
 त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु।
 त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु,
 त्यस समय म तिमीलाई सहायता गर्नेछु म तिमीलाई रक्षा गर्ने छु
 अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ।
 देश अहिले ध्वंस भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ,
 ती मानिसहरूलाई जो त्यसको मालिक थियो।

9 तिमीहरूले कैदीहरूलाई भन्ने छौ,
 “कैदबाट तिमीहरू बाहिर आऊ।”
 अन्धकारमा बस्ने मानिसहरूलाई तिमीहरूले भन्नेछौ,
 “अन्धकारबाट निस्क।”

यान्त्रा गरिरहेका बेलामा मानिसहरूले खानेछन्।
 रित्तो पहाडहरूमा तिनीहरूले खानेकुरा पाउनेछन्।

10 मानिसहरू भोको हुने छैनन्। तिनीहरू तिर्खाउने छैनन्।
 तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैनन्।

किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ।
 उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ।

- 11 मेरा मानिसहरूका लागि म बाटो बनाइदिनेछु।
पर्वतहरू समतल बनाई दिनेछु,
अनि भक्तिको बाटोहरूमाथि उठ्नेछु।
- 12 “हेर, मानिसहरू टाढा-टाढाबाट मकहाँ आइहेछन्
उत्तर अनि र पश्चिमबाट आइहेछन्।
मानिसहरू मकहाँ मिश्रदेश अन्तर्गत आस्वानबाट आइहेछन्।”
- 13 हे स्वर्ग र पृथ्वी, आनन्दित होऊ।
हे पर्वतहरू आनन्दले चिच्याऊ।
किनभने परमप्रभुले आफ्नो मानिसहरूलाई सान्त्वना दिनुहुन्छ।
परमप्रभु आफ्ना गरीब मानिसहरू प्रति असल हुनुहुन्छ।
- 14 तर अहिले सियोनले भन्दछ, “परमप्रभुले मलाई त्याग्न भयो,
मेरो मालिकले मलाई भुल्नु भयो।”
- 15 तर परमप्रभु भन्छ,
“के एउटी स्त्रीले आफ्नो नानी बिरसिन सक्छे?
के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नो नानीलाई बिरसिन सक्छे?
यदि उसले बिरसिन सक्छे भने पनि
म तिमीलाई बिरसिने छैन।
- 16 हेर, मैले तेरो नाउँ मेरो हृत्केलामा खोपेको छु।
म सारा समय तेरो बारेमा सोच्दछु।
- 17 तिमीहरूका नानीहरू तिमीहरूकहाँ फर्केर आउनेछन्।
मानिसहरूले तिमीहरूलाई पराजित गरे तर ती मानिसहरूले तिमीहरूलाई एकलै छोडेर गए।
- 18 माथि हेर, तिम्रा चारैतिर हेर
तिमीहरूका सारा नानीहरू एकसाथ तिमीहरूकहाँ आइहेछ।”
परमप्रभु भन्दछ, “जस्तो म जीवित छु म तिमीहरूसँग यो प्रण गर्दछु:
तिमीहरूका नानीहरू तिमीहरू कै घाँटी वरिपरि बाँधिएको गहना जस्तो हुनेछन्।
तिम्रा नानीहरू दुलहीले लगाउने घाँटीको हार जस्तो हुनेछन्।
- 19 “तिमीहरू अहिले पराजित र नष्ट भएकाछौ।
तिमीहरूका ठाउँहरू काम नलाग्ने भएकाछन्।
तर केही छिनमा नै, तिमीहरू आफ्ना ठाउँमा धेरै मानिसहरू हुनेछन्
अनि मानिसहरू जसले तिमीहरूलाई नाश गरे तिनीहरू एकदम टाढा हुनेछन्।
- 20 तिमीहरू आफ्ना नानीहरू हराउँदा दुःखी भएका थियौ
तर ती नानीहरूले तिमीहरूलाई भन्नेछन् ‘यो भूमि एकदम सानो छ।
हामीलाई बस एउटा दुलो ठाउँ दिनुहोस।’
- 21 तब तिमीहरू स्वयंले भन्नेछौ,
‘कसले मलाई यी सारा नानीहरू दिए?
म दुःखी र एकलै थिएँ।
म पराजित भएको थिएँ
र आफ्ना मानिसहरूबाट टाढा भएको थिएँ।
यसकारण कसले मलाई यी नानीहरू दिए?
हेर, म एकलै छाडिएको थिएँ।
यी सारा नानीहरू कहाँबाट आए?’ ”
- 22 परमप्रभु मेरो मालिक भन्दछ,
“हेर म आफ्ना हात जातिहरू प्रति हल्लाउने छु।
म मेरो झण्डा सारा मानिसहरूले देखे गरी उठाउनेछु।
त्यसपछि तिनीहरूका नानीहरू तिमीहरूकहाँ ल्याउनेछन्।
ती मानिसहरूले तिमीहरूका नानीहरू काँधमा बोकेर ल्याउने छन्,
अनि तिनीहरूका पाखुराहरूमा उनीहरूले समात्रेछन्।
- 23 राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्।
राजाका छोरीहरूले तिमीहरूलाई हेरचाह गर्नेछन्।
ती राजाहरू र छोरीहरूले तिमीहरूको अधि आफ्ना शिर झुकाउने छन्।
तिनीहरूले तिमीहरूका खुट्टाको मेलामा चुबन गर्नेछन्।
त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ।
तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ उ निराश हुनेछैन।”
- 24 जब बलवान सिपाहीले युद्धमा धन जित्दछ,

तिमीहस्ले उबाट त्यो धन लिन सक्तैनौ।
जब शक्तिपूर्ण सिपाहीले कैदीलाई पहरा दिनछन्
त्यो कैदी भाग्न सक्तैन।
25 तर परमप्रभु, भन्नुहुन्छ,
“कैदीहरू भाग्नेछन्।
टाढाका ती बलवान सिपाहीबाट कतिजनाले ती कैदीहरू लैजाने छन्।
यो कसरी हुनेछ? तिप्रो युद्ध म लड्नेछु।
म तिप्रो नानीहरूको रक्षा गर्नेछु।
26 ती मानिसहरूले तिमीहरूलाई चोट पुर्याउछन्
तर म तिमीहरूलाई आफ्नै शरीरको मासु खान वाध्य गराउनेछु।
तिमीहरूका आफ्नै रगत दाखरस जस्तो हुन्छ जो उनीहरूले पिउने छन्।
तब प्रत्येक मानिसले जान्नेछन्। कि म परमप्रभुले तिमीहरूलाई बचाउनुभयो।
सारा मानिसहरूले जान्नेछन् कि याकूबको शक्तिशाली परमप्रभुले तिमीहरूलाई बचाउनु भयो।”

50

तिनीहरूका पापका कारण इस्त्राएलले दण्ड पायो
1 परमप्रभु भन्नुहुन्छ,
“इस्त्राएलका मानिसहरू, तिमीहरूले भन्यौ कि मैले तिमीहरूकी आमा यस्शलेमलाई त्यागिदिए।
तर कानून र त्याग-पत्र कहाँ छ जसले उसलाई त्यागेको प्रमाण गर्छ?
मेरा नानीहरू, के मैले कसैबाट पैसा ऋण लिएँ?
के ऋण चुकाउनलाई मैले तिमीलाई बेचेँ? अहँ!
तिमीहरू बेचियो किनभने तिमीहरूले पापपूर्ण कामहरू गर्यौ।
तिप्रो आमालाई टाढा पठाइयो किनभने तिमीहरूले नरात्रा कामहरू गर्यौ।
2 म घरमा आएँ, त्यहाँ कोही पनि थिएन।
मैले घरिघरि बोलाईने रहेँ।
तर के म तिमीहरूलाई बचाउन सक्तिन भनेर सोच्दछौ?
तिमीहरूलाई आफ्ना सारा संकटहरूबाट बचाउन मसँग शक्ति छ।
हेर, यदि मैले समुद्रलाई सुख्खा भई जा भनेर आदेश दिएँ भने
त्यो सुख्खा हुनेछ।
माछा पानी बिना मर्ने छ,
अनि तिनीहरूका शरीरहरू कुँहिएर जानेछन्।
3 दुःखमा लगाउने कालो भन्दा कालो लुगा जस्तै
म आकाश अन्धकार बनाउन सक्छु।”
परमेश्वरका दास पूर्णरूपमा परमेश्वरमा नै आश्रित हुन्छ
4 परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दुःखी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाउनु
हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ।
5 परमप्रभु मेरो मालिकले शिक्षा लिन मलाई सघाउनु हुन्छ, र म उहाँको विरुद्ध उठेको छैन। मैले उहाँलाई पछ्याउन छाडेको छैन।
6 मलाई कुट्न ती मानिसहरू छाडी दिन्छु। उनीहरूलाई मेरो बारीबाट केरा उखेलन छाडी दिन्छु। पीर पर्ने कुराहरू भने पनि म मेरो अनुहारमा थुके
पनि उनीहरूबाट अनुहार लुकाउने छैन।
7 परमप्रभु मेरो मालिकले मलाई साथ दिनहुन्छ, यसैले तिनीहरूले म प्रति गरेका नरात्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु। म जान्दछु
कि म निराश हुने छैन।
8 परमप्रभु मसँग हुनुहुन्छ। उहाँले मलाई निर्दोष ठहराउनुहुन्छ। यसैकारण कसैले पनि मलाई दोषी देखाउन सक्ने छैन। यदि कसैले म गलती छु
भनेर मलाई प्रमाण गर्न खोज्छ भने त्यो मानिस मकहाँ आउनुपर्छ अनि हामीमा परीक्षा हुनेछ।
9 तर हेर, परमप्रभु मेरो मालिकले मलाई साथ दिनुहुनेछ। यसकारण कसैले पनि मलाई पापी भएको देखाउनु सक्तैन। ती सारा मानिसहरू पुरानो
लुगाहरू जस्ता हुनेछन्। मदले तिनीहरूलाई खानेछु।
10 ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन्, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्,
तिनीहरूले सँच्चै नै परमप्रभुको नाउमाथि विश्वास गर्छन् र परमेश्वरमाथि भर पर्छन्।
11 परमप्रभु भन्नुहुन्छ, “हेर, तिमीहरू आफ्नो तरिकाले बाँच्न चाहन्छौ। तिमीहरूले आफ्नो हिसाबले आगो बाल्छौ र राँको सल्काउँछौ। यसकारण
आफ्ना तरिकाले नै बाँच्छौ। तर, तिमीहरू दण्डित हुनेछौ। तिमीहरू आफैले बालेका आगो र राँकोमा झरेर स्वयंम जल्ने छौ। म त्यस्तो घटना घट्टन
दिनेछु।”

51

इस्त्राएल अब्राहाम जस्तो हुनु पर्दछ
1 “तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान
दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होउ।
2 अब्राहाम तिमीहरूका पिता हुन् अनि तिमीहरूले उनलाई खोज्नु पर्छ। तिमीहरूले सारालाई हेर एक नारी जसले तिमीहरूलाई जन्म दिईन्।
अब्राहाम मैले बोलाउँदा एक्लै थियो। त्यसपछि मैले उसलाई आशीर्वाद दिएँ अनि उसले एउटा टुलो परिवार प्रारम्भ गर्यो। धैर-धैर मानिसहरू उसबाट
नै जन्मिए।”

3 यस्तै प्रकारले परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ। परमप्रभुले उनी र उनको सन्तानहरू प्रति दुःख अनुभव गर्नुहुनेछ अनि उहाँले उसको लागि एक महान कार्य गर्नुहुनेछ। परमप्रभुले मरुभूमिलाई परिवर्तन गर्नु हुनेछ। त्यो मरुभूमि अदनको बगैचा जस्तो हुनेछ। त्यो जग्गा रित्तो थियो, तर त्यो परमप्रभुको बगैचा जस्तो हुनेछ। मानिसहरू त्यहाँ अति नै खुशी हुनेछन्। मानिसहरूले त्यहाँ आनन्द प्रकट गर्नेछन्। तिनीहरूले धन्यवाद विजयको गीत गाउनेछन्।

4 “मेरा मानिसहरू, मलाई ध्यान दिएर सुन।

मेरो निर्णयहरू कसरी जीउनु भनेर मानिसहरूलाई देखाउँदै ज्योति जस्ता हुनेछन्।

5 म निष्पक्ष छु भनेर चाँडै नै देखाउनेछु।

म चाँडै नै तिमीहरूलाई बचाउनेछु म आफ्नो शक्ति लिएर सारा जातिहरूमा न्याय गर्नेछु

सबै सुदूरका ठाउँहरूले मलाई पछिरेकाछन्।

तिनीहरूले आफ्ना मद्दतकोलागि मेरो शक्तिको प्रतीक्षा गर्दछन्।

6 माथि आकाशमा हेर!

तल पृथ्वी वरिपरि हेर!

आकाश बादलहरूका धुँवा सरह अल्गिदै जानेछ।

पृथ्वी काम नलाम्ने पुरानो लुगा सरह हुनेछ।

पृथ्वीमा भएका मानिसहरू मर्नेछन्

तर मेरो उद्धार सदा-सर्वदा रहिरहनेछ।

मेरो सद्भावना कहिल्यै अन्त हुनेछैन।

7 तिमीहरू जसले मेरो धार्मिकतालाई जान्दछौ त्यसले मलाई ध्यान दिएर सुन्नु पर्छ।

तिमीहरू जसले मेरो उपदेशहरू मान्दछौ उनीहरूले मैले भनेका कुराहरू मान्नु पर्दछ।

दुष्ट मानिसहरूबाट नडराऊ।

तिनीहरूले तिमीहरूलाई भनेका नराम्रा कुराहरूबाट नडराऊ।

8 किनभने तिमीहरू पुराना लुगाहरू जस्ता हुन्। माऊ कीराहरूले तिमीहरूलाई खानेछन्।

तिनीहरू ऊन जस्तो हुन कीराहरूले तिमीहरूलाई खानेछन्

तर मेरो सद्भावना सदा-सर्वदा चलिरहनेछ।

मेरो उद्धार सदा सर्वदा लगातार चलिरहनेछ।”

परमेश्वरको शक्तिले आफ्ना मानिसहरूलाई बचाउँनेछ

9 जाग! जाग!

हे परमप्रभुको बाहु, बलवान बन्।

आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अधि गरेका थियौ।

जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ।

तिमीहरूसँग राहाबलाई पराजित गरेको त्यो शक्ति छ।

तिमीहरूले अजीङ्गरलाई पराजित गर्थौ।

10 तिमीहरूले गर्दा नै समुद्रलाई सुख्खा हुने पायौ। तिमीहरूले अति गहिरोबाट पानी सुकायौ।

तिमीहरूले समुद्रको गहिरो भागमा बाटो बनायौ।

तिमीहरूले त्यो बाटो पार गरेर बाँच्यौ।

11 परमप्रभुले उहाँका मानिसहरूलाई बचाउनु हुन्छ।

तिनीहरू आनन्दित भएर सियोन फर्किनेछन्।

तिनीहरू अत्यन्त खुशी हुनेछन्।

तिनीहरूका खुशीयाली तिनीहरूको शिरको एउटा मुकुट सरह सदा-सर्वदा रहने छ।

तिनीहरूले खुशीसँग गाउनेछन्

सबै दुःखद अवस्थाहरू टाढा हटेर जानेछ।

12 परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने।

यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ?

तिनीहरू मानिसहरू मात्र हुन् जो घाँस जस्तै मर्दछन्।”

13 परमप्रभुले तिमीहरूलाई बनाउनु भएको हो।

उहाँको आफ्नो शक्तिले पृथ्वी बनाउनु भयो।

अनि उहाँको आफ्नो शक्तिले पृथ्वी भरि आकाश फैलाउनु भयो।

तर तिमीहरूले उहाँलाई भुल्यौ र उहाँको शक्तिलाई पनि भुल्यौ।

यसकारण तिमीहरू क्रोधित मानिससँग डराउँछौ जसले तिमीहरूलाई चोट पुर्याउँछ।

ती मानिसहरूले तिमीहरूलाई नाश गर्ने योजना बनाए

तर तिनीहरू सबै गए तिनीहरू अब कहाँ छन्।

14 कैदमा परेका मानिसहरू चाँडै नै स्वतन्त्र हुनेछन्।

ती मानिसहरू इयालखानमा मर्ने अथवा सडने छैनन्।

ती मानिसहरूले प्रशस्त खानेकुराहरू पाउनेछन्।

15 “किनकि म, परमप्रभु, तेरो परमेश्वर हूँ।
म समुद्रलाई उतेजित पारी उठाउनेछु र छालहरू उठाउनेछु।”
(सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।)

16 “मेरो दास, म तिमीहरूलाई ती वचनहरू दिने छु जुन म तिमीहरूलाई भन्न चाहन्छु। अनि म तिमीहरूलाई मेरो हातले छेक्नेछु र म तिमीहरूलाई बचाउनेछु। म तिमीहरूलाई नयाँ आकाश अनि नयाँ पृथ्वी बनाउनलाई चलाउनेछु। म तिमीहरूलाई चलाउनेछु इम्राएललाई यसो भन्नलाई, ‘तिमीहरू मेरा मानिसहरू हो।’ ”

परमेश्वरले इम्राएललाई दण्ड दिनुभयो
17 जाग जाग!
यस्शलेम, उठ!
परमप्रभु तिमीहरूमाथि अति क्रोधीत हुनु हुन्थ्यो।
यसैकारण तिमीहरू दण्डित भयो।
यो दण्ड एक कचौरा विष जस्तो थियो, तिमीहरूले पीउनु नै पथर्यो,
अनि तिमीहरूले यसलाई पियो।

18 यस्शलेमसँग धेरै मानिसहरू थिए, तर तिनीहरू मध्ये कोही पनि यस्शलेमको अगुवा हुन सकेन। तिनले उठाएका कुनै पनि छोरा छोरीहरूले उनलाई डोर्‍याएनन।

19 कष्टहरू दुइ वर्गमा यस्शलेममा देखा परे, चोरी र सीमित खाद्यन्न, ठूलो अनिकाल र युद्ध।
तिमीहरू दुःखमा परेको बेला कसैले पनि तिमीलाई साथ दिएन। कसैले पनि तिमीहरू प्रति कर्पणा देखाएन।
20 तिमीहरूका मानिसहरू कमजोर भए तिनीहरू भईमा लडे र त्यही पल्टि रहे। ती मानिसहरू प्रत्येक कुना काप्चा र गल्लीहरूमा लडिरहे। तिनीहरू पाशोमा परेका पशुहरू जस्ता भए। जब सम्म तिमीहरूले दण्ड थाप्न नक्सने भयो परमप्रभुको क्रोधबाट दण्डित भइरह्यो। जब परमेश्वरले अधिक दण्ड दिन्छ भनेर भन्नुभयो, तिनीहरू सातो हराएका झै भए।
21 मलाई ध्यान देऊ, दुःखी यस्शलेम। तिमीहरू दाखरस नपिएता पनि एउटा मद पिउने मानिस जस्तै कमजोर छौ। तिमीहरू त्यस, “विषको कचौराबाट” कमजोर छौ।
22 तिमीहरूका परमेश्वर र मालिक, परमप्रभु, आफ्ना मानिसहरूका लागि लड्नु हुन्छ उहाँले तिमीहरूलाई भन्नु हुन्छ, “हेर, म यस विषको कचौरालाई तिमीहरूबाट टाढा हटाइहेछु। म मेरो क्रोध तिमीहरूबाट टाढा लागिरहेछु। मेरो क्रोधको कारणले अब उप्रान्त तिमीहरू दण्डित हुने छैनौ।
23 म मेरो क्रोध तिमीहरूमाथि प्रयोग गर्नेछु जसले तिमीहरूलाई चोट पुर्याउनेछ, जसले तिमीहरूलाई मार्ने प्रयास गर्दछ। तिनीहरूले तिमीहरूलाई भने, ‘हाम्रो अयाडी घुँडा टेक अनि हामी तिमीहरूमाथि हिंड्नेछौं।’ तिनीहरूले जबरजस्ती तिमीहरूलाई झुकाउने कोशिश गर्छन। अनि तिनीहरू तिमीहरूका दाढमा हिंडनेछन। तिमीहरू तिनीहरू हिंडने एक बाटो जस्तो हुनेछौ।”

52

इम्राएल सुरक्षित हुनेछ
1 जाग! जाग! हे सियोन!
आफै वञ्च लगाऊ! आफ्नो शक्ति धारण गर
र पवित्र यस्शलेममा उभ!
मानिसहरू जो परमेश्वरको बाटोमा हिंड्नु तयार भएनन
तिमीहरूकहाँ फेरि प्रवेश गर्नेछैन। ती मानिसहरू शुद्ध र सफा छैनन्।
2 धूलो टक्ककाऊ। आफ्ना आश्चर्य पोषाकहरू लगाऊ! यस्शलेम,
सियोनको छोरी, तिमी कैदी थियो,
तर अहिले, आफ्नो साङ्गलाहरूबाट मुक्त छौ जुन बन्धन तिम्रा घाँटी वरिपरि बाँधिएका थिए।
3 परमप्रभु भन्नुहुन्छ,
“तिमीहरू पैसाकोलागि बेचिएनौ।
यसकारण म तिमीहरूलाई मुक्त पार्ने पैसाको प्रयोग गर्ने छैन।”
4 परमप्रभु, मेरो मालिकले भन्नुहुन्छ, “मेरा मानिसहरू पहिले बसलाई मिश्रतिर गए अनि त्यसपछि तिनीहरू दासहरू भए। पछि अशररले तिनीहरूलाई दास बनाए।
5 अब हेर के भयो। अर्को जातिले मेरा मानिसहरू लगेर गयो। त्यो देशले ज्याला तिरन। यी जातिले मेरा मानिसहरूमा शासन गरे र उनीहरू हाँसे। ती मानिसहरूले मेरो बारेमा सधैं नाम्रा कुराहरू गर्दछन्।”
6 परमप्रभु भन्नुहुन्छ, “यस्तो भयो, यसकारण मेरा मानिसहरूले मेरो बारेमा सिकनेछन। मेरा मानिसहरूले म को हूँ भनेर जान्नेछन। मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन, अनि तिनीहरूले म उही परमेश्वर हूँ भनेर जान्नेछन जो उनीहरूसित बोलिरहेकोछ।”
7 एकजना समाचार-वाहक सु-समाचार लिएर पहाडमाथि आउँदै गरेको देख्नु आश्चर्यपूर्ण कुरा हो। समाचार-वाहकले सियोनमा यो घोषणा गरेको सुन्दा खुशीयाली आउँछ, “शान्ति छ! हामी सुरक्षित छौं! तिमीहरूका परमेश्वर राजा हुनुहुन्छ!”
8 शहरका पहरादारहरू चिच्याउन थाले।
तिनीहरू सबै एकाकामा आनन्दित छन्।
किनभने तिनीहरू प्रत्येकले परमप्रभु सियोन तर्फ फर्किरहेको देख्दछन।
9 यस्शलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ।
तिमीहरू सबै पुन आनन्दित हुनेछौ।

किनभने यस्-शलेममाथि परमप्रभु कृपालु हुनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुनेछ।

10 परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ।

टाढामा भएका सारा राष्ट्रहरूले परमप्रभुले कसरी आफ्ना मानिसहरूको उद्धारलाई देखेछन्।

11 तिमीहरू बन्दी मुक्त हुनुपर्छ।

त्यो ठाउँ छोड।

पूजाहरीहरू, तिमीहरूले जे चीजहरू बोक्छौ सबै पूजामा उपयोग हुन्छन्,

यसैले आफूलाई शूद्र पार।

कुनै चीज नछोऊ जुन पवित्र छैन।

12 तिमीहरू कैदबाट मुक्त हुनेछौ, तर तिनीहरूले तिमीहरूलाई छोड्न हतार गर्दैनन्।

तिमीहरू बलपूर्वक खेदिनेछैनौ।

तिमीहरू हिँडनेछौ अनि तिमीहरूसँग परमप्रभु हिँडनुहुनेछ।

परमप्रभु तिमीहरूका सामुने जानुहुनेछ

अनि इस्राएलका परमेश्वर पछिल्लिर हुनुहुनेछ।

परमेश्वरको सेवक तडूपी रहेछ

13 “मेरो दासलाई हेर। उ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्।

14 तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो।

15 तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन्, छक्क पर्नेछन् र मुखबाट एक शब्द पनि निस्कने छैन। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन् तर तिनीहरूले बुझे।”

53

1 हामीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ? वास्तवमा कसले परमप्रभुको दण्डलाई स्वीकार गर्दछ?

2 ऊ एक सानो पाल्वा जस्तो परमप्रभुको अगडी हुकियो। उ सुख्खा भूँइमा उभिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्ना भने हामी त्यस्तो केही खास कुरा देखे छैनौ जसले ऊ प्रति हामी आकृष्ट नै हुने कारणै देखिँदैन।

3 मानिसहरूले उसलाई हँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौ।

4 तर उसले हाम्रा कष्टहरू आफ्नै ठान्यो। उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौ उसलाई परमेश्वरले दण्ड दिनुभयो। हामीले सोच्यौ उसले गरेको दृष्टकर्मको लागि परमेश्वरले दण्ड दिनुभयो।

5 तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो।

6 हामी सबै भेडा जस्तै लक्ष्यविहीन घुमिरह्यौ। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्थौ।

7 उसलाई चोट पुर्याए दण्ड दिइयो। तर उसले कहिल्यै विरोध गरेन। मार्नलाई लगेको भेडा जस्तै उसले केही पनि भनेन। ऊ उन काट्दा पनि चुपचाप रहने भेडाको पाठो जस्तो भयो। उसले आफ्नै बचाउको लागि कहिल्यै मुख खोलेन।

8 मानिसहरूले जबर्जस्ती गरेर उसलाई लगे। अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्। कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन्, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो। मेरा मानिसहरूका पापहरूका खातिर उसलाई दण्ड दिइयो।

9 उ मर्त्यो र उसलाई धनीहरूको चिहानसँगै गाडियो। उसलाई दुष्ट मानिसहरूसँग गाडियो। उसले केही नराम्रो काम गरेन। उसले कहिल्यै झट्टो बोलेन तर यस्ता दुर्घटनाहरू उमाथि भए।

10 परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देखेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ।

11 मनमा उ कैयौँ कुराहरूबाट पीडित हुनेछ तर उसले हुने असल कुराहरू देखेछ। उसले सिकेका कुराहरूबाट उ सन्तुष्ट हुनेछ।

परमप्रभु भन्नु हुन्छ, “मेरो धर्मी दासले धेरैलाई दोषी बनाउनेछैन, उसले तिनीहरूका दोष बोकी लानेछ।

12 यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्थो अनि मर्त्यो। मानिसहरूले भने उ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्थो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्थो।”

54

परमेश्वरले आफ्ना मानिसहरूलाई घर ल्याउनु हुन्छ

1 “ए बाँझी झीहरू हो, खुशी होऊ!

तिमीहरूका नानीहरू छैनन्,

तर तिमीहरू खुशी हुनुपर्छ।”

परमप्रभु भन्नुहुन्छ,

“त्यो स्त्री जो एकले छे,

लोगने भएका स्त्रीहरू भन्दा उसको धैर्य नानीहरू हुनेछन्।”

- 2 “तिमीहरूका डेरालाई ठूलो बनाऊ,
तिमीहरूका ढोकाहरू फराकिलो पार।
तिमीहरूको घर बढाउन नरोक।
तिम्रा डेरा ठूलो र बलियो बनाऊ।
3 किनभने तिमीहरू एकदम बडी हाल्नेछौ।
तिम्रा छोरा-छोरीहरूले धेरै जातिहरूबाट मानिसहरू पाउनेछन्,
तिम्रा छोरा-छोरीहरू फेरि त्यही शहरहरूमा बस्ने छ जुन ध्वंस भएका थिए।
- 4 नडराऊ!
तिमीहरू निराश हुनेछैनौ।
मानिसहरूले तिमीहरूको विरुद्ध अनिष्ट कुराहरू गर्ने छैनन्।
जब तिमीहरू जवान थियो,
तिमीहरू लज्जित थियो।
तर तिमीहरूले अहिले त्यो लाज बिसर्प्यौ।
तिमीहरूले त्यो लाज सम्झना गर्दैनौ।
तिमीहरूले व्यक्त गर्थौ जतिबेला तिमीहरूका लोग्ने मेर।
- 5 किनभने तेरा लोग्ने तेरा सृष्टिकर्ता हुनुहुन्छ।
उहाँको नाउँ सेनाहरूका परमप्रभु हो!
उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परमपवित्र हुनुहुन्छ।
अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।
- 6 “तिमी त्यस्ती आइमाई थियो जसलाई लोग्नेले त्यागिसकेको थियो।
तिमी एकदमै दुःखित थियो,
तर उहाँले तिम्रीलाई आफ्नो बनाउन बोलाउनु भयो।
तिमी त्यस्ती आइमाई हो जसले सानो उमेरमा विवाह गरेकी थिई। अनि उसको लोग्नेले परित्याग गरेको थियो।
तर परमेश्वरले तिम्रीलाई आफ्नो बनाउन बोलाउनु भएको थियो।”
- 7 परमेश्वर भन्नुहुन्छ, “मैले तँलाई केही क्षणको निम्ति त्यागेको थिएँ।
तिमीहरूलाई फेरि भेला गर्नेछु अनि धेरै दया दर्शाउनेछु।
- 8 म अत्यन्तै क्रोधित भएँ अनि तिमीहरूदेखि केही क्षणको लागि लुके।
तर म तिमीहरूलाई सदा सर्वदा कृपाले सान्त्वना दिनेछु।”
परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ।
- 9 परमेश्वर भन्नुहुन्छ, “सम्झ नहको समयमा मैले संसारलाई जलप्रलयद्वारा दण्डित गरेको थिएँ।
तर मैले नहुसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई जलप्रलय द्वारा विध्वंस गर्ने छैन।
त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि म तिमीहरूसँग रिसाउने छैन
अनि नराम्रा कुराहरू गर्ने छैन।”
- 10 परमप्रभु भन्नुहुन्छ, “पर्वतहरू हराउन सक्छन्,
अनि डाँडाहरू धूलो हुनसक्छन्,
तर मेरो दया तिमीहरूबाट अलग हुनेछैन।
म तिमीहरूसँग शान्ति कायम गर्नेछु अनि यसको कहिल्यै अन्त हुनेछैन।”
परमप्रभुले तिमीहरूमाथि दया दर्शाउनु हुन्छ।
अनि उही परमेश्वरले यी कुराहरू भन्नुभयो।
- 11 “तिमी गरीब शहर!
शत्रुहरू तूफान सरह तिमीहरूका विरुद्ध आई लागे।
अनि कसैले पनि सान्त्वना दिएनन्।
तर म फेरि तिम्रीलाई निर्माण गर्छु,
ढुङ्गाहरूका भित्ताहरू सजाएर म सुन्दर ढुङ्गाले तिम्रीलाई बनाउनेछु।
म बहुमूल्य ढुङ्गाहरू प्रयोग गरेर तिम्रो वरिपरिको पर्खालहरू बनाउनेछु।
- 12 भित्ताको माथिल्लो तहका ढुङ्गाहरू लालमाण्डिहरूले बनाउनेछु।
मूलद्वार बहुमूल्य चम्कने रत्नहरूले सजाउनेछु।
तिम्रा वरिपरिका भित्ताहरूमा बहुमूल्य रत्नहरू जडनेछु।
- 13 तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन् अनि उहाँले तिम्रीहरूलाई शिक्षा दिनुहुनेछ।
तिम्रा नानीहरूले वास्तविक रूपमा शान्ति पाउनेछन्।
- 14 तिम्री धार्मिकतामाथि निर्माण हुनेछौ।
यसैले तिम्री सुरक्षित हुनेछौ।
केहीले पनि तिम्रीलाई चोट पुर्याउने छैन।
तिम्री डराई रहनु पर्नेछैन।
- 15 मेरा कुनै पनि सैन्यले तिम्रो विरुद्धमा लडाइँ गर्ने छैन।
यदि कुनै सैनिकले आक्रमण गर्थो भने तिम्रीले त्यस सैन्यलाई पराजित गर्नेछौ।

16 “हेर, मैले लोहारलाई बनाएँ। उसले आगो फुक्छ र फलामलाई तातो बनाउँछ। त्यसपछि उसले तातो फलाम लिएर जस्तो चाहन्छ त्यस्तै हतियार बनाउँदछ। यस्तै प्रकारले मैले ‘नाश गर्नेवाला’ जसले धेरै थोकहरू नष्ट पार्दछ उसलाई पनि मैले नै सृजना गरेको हुँ।

17 “मानिसहरूले तिम्नो विरुद्ध लडाइँ गर्न हतियारहरू बनाउनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्नो विरुद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्नो विरुद्ध कुरा गर्छन् आफैँ दोषी रहेको प्रमाणित गर्नेछन्।”
परमप्रभु भन्नुहुन्छ, “परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट माफ पाउनेछन्।

55

परमेश्वरले तिमै गराउने “भोजन” दिनुहुन्छ

1 “हे सबै, तिर्खाएका मानिसहरू, आऊ!
तिम्नोलागी पानी यहाँछ, आएर पिऊ!
पैसा छैन भनेर सुतां नगर।

आऊ, अघाउञ्जेल सम्म खाऊ र पिऊ!
तिमीहरूलाई पैसा चाहिँदैन,
खान र पिऊनुको ज्याला लाग्दैन।

2 तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौं जुन खास भोजन नै होइन?
किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छौं जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन?
एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ।
तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्नो आत्मा तिमै पार्नेछ।

3 मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन।
मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्।
मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ।
मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ।

अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।
4 मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ।
मैले दाऊदलाई वचन दिएँ कि उ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”

5 ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ,
तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ।

ती जातिहरूले तिमीहरूलाई जान्दैनन्
तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्।
यस्तो घटना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ।
इसाएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ।

6 यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ
एकदमै छिलो हुनु अघि नै।
तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ
उहाँ नजिक भएको बेला।

7 दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ।
तिनीहरूले राम्रा कुराहरू सोचन छाड्नु पर्छ।
तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ।
तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ।
ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ
किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।

मानिसहरूले परमेश्वरलाई बुझ्न सक्नेछन्

8 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्।
तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन्।

9 आकाश पृथ्वी भन्दा अलगो छ।
त्यस्तै प्रकारले, मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन्
अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन्।” परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो।

10 “पानी र हिँऊ आकाशबाट बँधन्छ अनि तिनीहरू फर्केर आकाश तिर जाँदैन।
जब सम्म तिनीहरूले धर्तीलाई छोएर त्यसलाई भिजाउँदैन।
तब धर्तीले बिस्वामा टुसा उमादछ। ती टुसाहरूले किसानकोलागि अन्न उब्जाउँछन्
अनि मानिसहरूले ती अन्न रोटी बनाई खान्छन्।

11 यस्तै प्रकारले मेरा वचनहरूले मेरो मुख छाड्दछ
अनि ती वचनहरूले केही नगरूञ्जेल सम्म फर्की आउँदैन।
मेरा वचनहरूले घटनाहरू घटाउने गर्छ जुन म चाहन्छु।
मैले पठाएका ती वचनहरू आफ्नो काम गर्न सफल हुन्छन्।

12 “तिमी खुशी साथ बाहिर जानेछौ

अनि शान्त रहनेछौ।

पर्वत र पहाडहरू प्रसन्न भएर नाचन चाहनेछन्।

खेतका सबै रूखहरूले ताली बजाउनेछन्।

13 जहाँ पोथ्राहरू छन् त्यहा विशाल सल्लाका रूखहरू उम्रनेछन्।

वनमारा घारीमा हिना वृक्षहरू उम्रनेछन्।

ती कुराहरूले परमप्रभुको ख्याति बढाउने छ। ती कुराहरूले परमप्रभुको शक्तिको प्रमाण गर्दछ।

यो चिन्ह कहिल्यै नाश हुने छैन।”

56

सारा जातिहरूले परमप्रभुलाई पछ्याउने छन्

1 परमप्रभुले यी कुराहरू भन्नुभयो, “सबै मानिसहरूसित न्यायपूर्वक व्यवहार गर। ठीक कुराहरू मात्र गर। किन? किनभने मेरो मुक्ति तिमीहरूमा हुनेछ। मेरो धार्मिकता संसारभरि चँडि प्रकट हुनेछ।

2 त्यस मानिस जसले परमप्रभुको विश्राम दिन बारे नियमहरू मान्छ उसमा परमप्रभुको कृपा रहन्छ। अनि त्यस मानिस जसले कुनै पाप कर्म गर्दैन उ खुशी हुनेछ।”

3 केही मानिसहरू जो यहूदी होइनन् आफै परमप्रभुसँग मिल्नेछन्। तिनीहरूले भन्नु पर्दैन, “परमप्रभुले आफ्ना मानिसहरूसित मलाई ग्रहण गर्नेछैन।” नपुंसकले यसो भन्नुपर्दैन, “म सुख्खा काठको एउटा टुक्रा हूँ, म कुनै नानी जन्माउन सकिदैनै।”

4 ती नपुंसकहरूले त्यस्ता कुराहरू भन्नु पर्दैन किनभने परमप्रभुले भन्नुहुन्छ, “नपुंसक मध्ये केहीले विश्राम दिनको नियम अनुसरण गर्छन्। कार्यहरू त्यही गर्छन जो म इच्छा गर्छु अनि मेरो करार साँचो हृदयले अनुसरण गर्छन्।

5 यसैले म तिनीहरूकोलागि स्मारक ढुङ्गा मेरो मन्दिरमा राखिदिनेछु। म तिनीहरूलाई नाउँ दिनेछु जुन सधैँ रहनेछ। तिनीहरू मेरा मानिसहरूबाट अलग हुने छैनन्।”

6 “कतिपय मानिसहरू जो यहूदीहरू होइनन उनीहरू परमप्रभुसँग आएर मिल्नेछन्। तिनीहरूले त्यसो गर्नेछन यसैले तिनीहरूले उहाँलाई सेवा गर्न सक्छन र परमप्रभुको नाउँलाई प्रेम गर्नेछन्। तिनीहरू उहाँका दासहरू हुनलाई आपसमा स्वयं मिल्नेछन्। तिनीहरूले शबथ विश्राम दिनलाई खास उपवासनाको दिन भनेर राख्छन अनि लगातार मेरो कुरारलाई गहन प्रकारले अनुसरण गर्नेछन्।

7 परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई मेरो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा खुशी पार्नेछु। तिनीहरूले चढाएका होमकाले र बलिदानहरूले मलाई खुशी पार्नेछ। किन? किनभने मेरो मन्दिर सबै जातिहरूका निम्ति प्रार्थनाको घर हुनेछ।”

8 परमप्रभु मेरो मालिकले ती कुराहरू इस्राएलका मानिसहरूलाई भन्नुभयो।

जसलाई आफ्नो देश छोडन बाध्य गराइयो। तर परमप्रभुले तिनीहरूलाई एकसाथ भेला गर्नुहुनेछ। परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई फेरि एकपल्ट भेला गर्नेछु।”

9 जङ्गलमा भएका जङ्गली जानवरहरू,

आउँछन् र खान्छन्।

10 पहरादारहरू सबै अन्धा छन्।

के गरिरहेका छन तिनीहरू स्वयं जान्दैनन्।

तिनीहरू नभुक्ने कुकुरहरू जस्ता छन त्यसले भुक्दैनन्।

तिनीहरू भुईँमा सुत्छन्।

अहो! तिनीहरू सुन्न मन पराउँछन्।

11 तिनीहरू भोको कुकुरहरू जस्ता छन्।

तिनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्।

गोठालाहरूले जान्दैनन तिनीहरू के गरिरहेछन्।

तिनीहरूले आफ्ना भेडाहरू मन पराउँछन् जो भडकिएर टाढा गएकाछन्।

तिनीहरू लोभी छन्।

तिनीहरू सबै जना आफूलाई सन्तुष्ट पार्न चाहन्छन्।

12 तिनीहरू भन्नेछन्,

“आऊ म केही मद ल्याउनेछु

अनि हामीले केही निगार पनि लिनु सक्नेछौ।

भोली हामीले यस्तै गर्ने छौ

किनभने हामीसँग यस्तो प्रशस्ती छ।”

57

इस्राएलले परमेश्वरलाई पछ्याउँदैन

1 धर्मी मानिसहरू गइसकेकाछन्

तर यसमा कसैले पनि ध्यान दिएन।

मानिसहरू बुझ्दैनन के हुँदैछ।

धर्मी मानिसहरू भेला भईरहनेछन्।

मानिसहरू विपदहरू आइरहेछ भनी बुझ्दैनन्।

तिनीहरूलाई थाहा सम्म छैन कि बचाउको लागि धर्मी मानिसहरू भेला गरिएकोछ।

2 तर ती मानिसहरूमा शान्ति आउनेछ

अनि तिनीहरू आफ्नो ओछ्यानमा आराम गर्नेछन्, किनभने तिनीहरू परमप्रभुले चाहेकै बाटोमा गए।

- 3 “बोक्सीहरूका छोरा-छोरीहरू, तिमीहरू यता आऊ।
तिम्रो पिता व्यभिचारका दोषी छन्।
अनि तिम्रा आमाले शारीरिक सहवासको निम्ति आफ्नो शरीर बेच्छे।
- 4 तिमीहरू पापी र झूटो बेधे नानीहरू हो।
तिमीहरूले मसँग ठट्टा गर्थौं।
तिमीहरूले आफ्नो अनुहार मदेखि अर्कोतिर फर्कायो।
तिमीहरूले जिन्नो देखाउँदै मलाई खिसी गर्थौं।
- 5 तिमीहरू सबै हरियो रूख मनि
झुटा देवताहरू पूजन चाहन्छौ।
तिमीहरूले नानीहरूको हत्या गर्छौं अनि प्रत्येक खोलामा
अनि चट्टान चट्टान भएको ठाउँहरूमा तिनीहरूको बलि चढाउँछौ।
- 6 तिमीहरू नदीहरूमा चिल्लो ढुङ्गाहरू पूजन मन पराउँछौ।
तिमीहरू दाखमदघ चढाएर तिनीहरूलाई पूज्छौ।
तिमीहरू तिनीहरूलाई बलि चढाउँछौ। तर तिमीहरूले ढुङ्गाहरू मात्र पाउनेछौ।
के तिमीहरू सोचौ ती कुराहरूले मलाई खुशी पार्छ? अहं! तिनीहरूले मलाई खुशी पार्दैनन्।
- 7 तिमीहरू प्रतेक पहाड
र अग्ला डाँडाहरूमा आफ्नो ओछ्यान लगाउँछौ।
तिमी प्रत्येक पहाड र अल्गो पर्वतमा जान्छौ
र ती ठाँहरूमा बलि चढाउँछौ।
- 8 तब तिमीहरूले ती विछ्यौनाहरू बीचमा जान्छौ
र ती देवताहरूलाई प्रेम गरेर मेरो विस्डु पाप गर्छौं।
तिमीहरूले ती देवताहरूलाई प्रेम गर्छौं,
तिमीहरू तिनीहरूका नाडुगो शरीरहरू हेरेर खुशी हुन्छौ।
तिमीहरू मसँग थियौ, तर तिनीहरूले मलाई त्याग्यौ
तिनीहरूका हुनको लागि मलाई सम्झन सहयोग पुर्याउने कुराहरू तिमीहरूले लुकायौ।
तिमीहरूले ती कुराहरू ढोका र चौखटहरू पछाडी लुकायौ।
त्यसपछि तिमीहरू गयौ र ती झुटा देवताहरूसँग करार बाँध्यौ।
- 9 तिमीहरूले आफ्नो झुटा देवता मोलक अघि सुन्दर देखिनलाई
आफना तेलहरू र अत्तरहरू प्रयोग गर्थौ।
तिमीहरूले आफ्ना सन्देशवाहकहरू टाढा ठाउँहरूमा पठायौ,
तर तिनीहरू मृत्युको स्थानमा जानेछौ।
- 10 तिमीहरूले ती कामहरू गर्नेलाई पूरा परिश्रम गर्थौं
अनि कहिल्यै थाकेनौ।
तिमीहरूले अतिरिक्त बल प्राप्त गर्थौं,
किनभने तिमीहरू निराश र थकित भएनौ।
- 11 तिमीहरूले मलाई सम्झना गरेनौ।
तिमीहरूले मलाई हेर्दा पनि हेरेनौ।
यसकारण तिमीहरू चिन्ता गर्ने को थियौ?
कससँग डराएका थियौ,
किन झुट बोल्थौ?
- हेर, म लामो समयदेखि चुपचाप छु
अनि तिमीहरूले मलाई सम्मान गरेनौ।
- 12 म तिमीहरूका असल कार्यहरू बारेमा
अनि सम्पूर्ण धार्मिकताका बारेमा बोल्न सक्थेँ, तर ती सबै निरर्थक हुन्छन्।
- 13 जब तिमीहरूलाई सहायताको र्खौंको पर्यो
तिमीहरूले ती झुटा देवताहरूलाई गुहार मगयौ
जुन मूर्तिहरू तिमीहरूले आफ्ना वरिपरि भेला गरेका थियौ।
तिनीहरूलाई त्यही मूर्तिहरूले सघाओस्।
तर म तिमीहरूलाई भन्छु बतासले तिनीहरू सबैलाई उडाई लैजानेछ।
बतासको एक वेगले तिनीहरूलाई उडाई लैजानेछ।
तर त्यो मानिस जो ममाथि आश्रित छ त्यसले त्यो जमीन पाउनेछ, त्यो म वचन दिन्छु।
त्यस मानिसले मेरो पवित्र पर्वत पाउनेछ।”
- परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुन्छ
- 14 बाटो शुद्ध पार, बाटो शुद्ध पार!
मेरा मानिसहरूका लागि बाटो शुद्ध पार।
- 15 परमेश्वर उच्च हुनुहुन्छ र माथि उठनु भएको छ।
परमेश्वर सदा सर्वदा जीवित हुनुहुने
परमेश्वरको नाउँ नै पवित्र हो।

परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दुःखी र नम्र मानिसहरूसँग बस्दछु।

जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु।

जो हृदयमा पश्याताप गर्छन

तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।

16 म सर्वदा लडाईं गर्ने छैन।

म सधैं नै क्रोधित भई रहन्छ।

यदि म लगातार क्रोधित भई रहें भने

मैले प्रदान गरेका मानिसहरूका आत्माहरू मेरो समक्ष मर्नेछन।

17 ती मानिसहरूले पाप काम गरे

अनि त्यसैले मलाई क्रोधित बनाए।

यसैले मैले इस्राएललाई दण्ड दिएँ,

उबाट मैले मुख फर्काएँ किनभने म रिसाएको थिएँ।

अनि इस्राएलले मलाई त्यागेर गयो,

उसले जता इच्छा गर्‍यो उतै गयो।

18 इस्राएल कहाँ गयो, मैले देखें। यसकारण मैले उसलाई क्षमा दिएँ। मैले उसलाई सान्त्वना दिएँ अनि उसलाई स्वास्थ्य पार्ने शब्दहरू भने।

त्यसपछि ऊ र उसका मानिसहरूले उदासी अनुभव गरेनन्।

19 तिनीहरूलाई मैले एक नयाँ वचन सिकाए: शान्ति।

मेरा नजिक साथै टाढा रहेका मानिसहरूलाई म शान्ति प्रदान गर्नेछु,

म ती मानिसहरूलाई क्षमा दिनेछु।”

परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

20 तर दुष्ट मानिसहरू समुद्रको छाल उठेका जस्ता छन्।

तिनीहरू शान्त र चुपचाप बस्न सक्नेनन्।

तिनीहरू क्रोधित छन् छाल उठेका समुद्र जस्ता

त्यसले हिलो माटोहरू उछिटाउँछ।

21 मेरा परमेश्वर भन्नुहुन्छ,

“दुष्ट मानिसहरूलाई त्यहाँ शान्ति छैन।”

58

मानिसहरूलाई परमेश्वरलाई पछ्याऊ भन्नु पर्छ

1 तिमी जति सक्छौ त्यति चिच्याऊ, नरोकिक्नै चिच्याऊ।

तुरही बजे जस्तै चिच्याऊ।

मानिसहरूको दुष्टकर्मको विषयमा बताऊ।

याक्बको परिवारलाई तिमीहरूका पापहरू बारे बताऊ।

2 तिनीहरू पाप गर्छन र पनि तिनीहरू आफै प्रत्येक दिन मलाई पूजन आउँछन्।

अनि तिनीहरू मेरो बाटो अघिआउन इच्छुक छन्।

तिनीहरू धार्मिक-विधानमा बाँचेको

अनि परमेश्वरका असल आज्ञा अनुसरण गरेका राष्ट्रले जस्तो व्यावहार गर्छन्।

तिनीहरू मसित सही न्याय माग्छन्।

तिनीहरू निष्पक्ष निर्णयको लागि परमेश्वरकहाँ जान्छन्।

3 अब ती मानिसहरू भन्दछन्, “तपाईंलाई सम्मान गर्न हामीले उपवास बस्यौ। तर तपाईंले किन हामीलाई हेर्नुहुन्न? हामीले हाम्रो शरीरहरूलाई तपाईंको सम्मान गर्नु पीडा दियौ। तपाईंले किन हामीलाई हेरचाह गर्नुहुन्न?”

तर परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले विशेष दिनमा उपवास बसेर स्वयंलाई अनन्दिता पार्यौ। अनि तिमीहरूले आफ्ना दासहरूलाई दण्ड दियौ।

4 तिमीहरू भोको छो, तर भोजनको लागि होइन। तिमीहरू मानिसहरूलाई आफ्ना दुष्ट हातहरूले कुट्नलाई भोको छो। जब तिमीहरूले भोजन खान छोड्यौ त्यो मेरो लागि होइन। तिमीहरूले आफ्ना आवाज मेरो स्तुति गाउन उपयोग गरेनौ।

5 के तिमीले त्यो खास दिनहरूमा बसेका उपवास र शरीरलाई दिएको कष्ट हेर्न म चाहन्थे र? के म मानिसहरू उदास भएको हेर्न चाहन्छु भनेर तिमीहरू सोच्दछौ? के तिमीहरू सोच्दछौ कि म मानिसहरू मृत मानिसहरू झैं झुकेका र उदासी पोषाकहरू लगाएको हेर्न चाहन्छु? मानिसहरू खरानीमाथि बसेर आफ्नो शोक प्रदर्शन गरेको हेर्न म चाहन्छु? त्यसैको लागि त तिमीहरू त्यस खास दिनहरूमा उपवास बसेका थियौ। के तिमीहरू सोच्दछौ कि परमप्रभुले नै त्यस्ता चाहेका हुन?

6 “म कुन प्रकारको विशेष दिन चाहन्छु, भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्न दिन। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई संकटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका कौंधबाट बोझहरू हटाइदिनेछौ।

7 म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।”

8 यदि तिमीहरूले त्यसो गर्‍यो भने तिम्रो ज्योति प्रात कालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका घाउहरू सबै निको हुनेछन्। तिमीहरूका “सदावना” तिमीहरू कै समक्ष हिंडनेछ अनि परमप्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ।

9 त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकारनेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, “म यहाँ छु।”

तिमीहरूले मानिसहरूलाई कष्टहरू र बोझहरू थपन बन्द गर्नुपर्छ। तिमीहरूले मानिसहरूलाई कट-बचन बोल्न र दोष दिनु छाडनु गर्न पर्छ।

10 तिमीहरूले भोको मानिसहरूसँग दुःख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ। तिमीहरूको खाँचो समाधान पारिदिनु पर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ। अनि तिमीहरूले दुःख पाउनेछैनौ। तिमीहरू मध्यदिनको उज्यालो सूर्योदय जस्तो हुनेछौ।

11 परमप्रभुले सधैं तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुक्का जमीनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीहरूमा शक्ति भरिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगेचा जस्तो हुनेछौ। तिमीहरू सदा-सर्वदा रहने पानीको श्रोत जस्तै हुनेछौ।

12 तिमीहरूका शहरहरू धेरै वर्षदेखि नै ध्वंश भइसकेको हो। ती शहरहरू फेरि नयाँ गरी बनाउनेछौ। नयाँ शहरहरू तिमीहरूले त्यही पुरानो जगहरूमाथि नै बनाउनेछौ। तिमीहरूलाई “भत्केका पर्खालहरू निर्माण गर्ने” भनेर बोलाइनेछ तिमीहरूलाई, “बाटोहरू र घरहरू बनाउनेहरू भनेर बोलाउनेछ।”

13 त्यस्ता कुराहरू हुनेछन जब तिमीहरूले विश्रामकोदिन परमेश्वरको नियमहरू विरुद्ध पाप गर्न बन्द गर्नेछौ। अनि त्यस्तो हुनेछ जब तिमीहरू ती कुरा गर्दैनौ जसले तिमीलाई प्रसन्नता दिन्छ। तिमीहरूले विश्राम दिनलाई आनन्दको दिन गर्नेछौ। तिमीहरूले परमप्रभुको विशेष दिनलाई आदर गर्नेछौ। तिमीहरूले त्यस विशेष दिनलाई अरु दिनहरूमा गरेको काम नगरेर सम्मान गर्नेछौ।

14 त्यसपछि तिमीहरूले परमप्रभुलाई दयाको लागि बिन्ती गर्न सक्छौ। अनि उहाँले तिमीहरूलाई पृथ्वीमाथि अल्गो ठाउँहरूमा लैजानु हुनेछ। अनि उहाँले तिमीहरूलाई ती सबै चीजहरू दिनुहुनेछ जुन तिमी पुर्या याक्बका थिए। परमप्रभु आफैले ती कुराहरू भन्नुभयो।

59

दुष्ट मानिसहरूले आफ्ना जीवाइँहरू परिवर्तन गर्नु पर्छ

1 हेर, तिमीहरूलाई बचाउनको निम्ति परमप्रभुको शक्ति नै प्रयाप्त छ। उहाँले सन्नु हुनेछ जब तिमीहरूले उहाँको साथ माँग्छौ।

2 तर तिमीहरूको पापले गर्दा तिमीहरू र परमेश्वर मात्र एउटा तगारो छ। परमप्रभुले तिम्रा पापहरू देख्नु हुन्छ अनि अनुहार अर्को तिर फुर्काउनु हुन्छ।

3 तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन। तिमीहरूले आफ्ना मुखबाट झटो बोल्छौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्।

4 कसैले पनि अरुहरूको बारेमा साँचो कुरा भन्दैन। मानिसहरूले न्यायलयमा झटो मामला दायर गर्छन अनि आफ्ना मुद्दाहरू जित्रको लागि झटो तर्कहरू मा भर पर्दछन्। तिनीहरू परस्परमा झटो बोल्दछन। तिनीहरू कष्टले पूर्ण छन् अनि पापलाई जन्म दिन्छन्।

5 तिनीहरूले अनिष्ट कर्म जन्माउछन जसरी विषालु सर्पहरूले आफ्ना अण्डाबाट विषालु बच्चा निकाल्छन्। यदि तिमीहरूले तिनीहरू मध्ये एउटा अण्डा पनि खाँचो भने मर्नेछौ। अनि यदि तिमीहरूले एउटा पनि अण्डा फुटायौ भने त्यहाँबाट विषालु सँप बाहिर निस्कनेछ।

झटा मानिसहरूले भनेका कुराहरू माकुराको जाल जस्तै हुन्छ।

6 माकुराका जालहरूबाट लुगा बनाउन सकिदैन। तिमीहरूले स्वयंलाई ती जालहरूसँग ढाकन सक्दैनौ।

कतिपय मानिसहरूले अधर्म कामहरू गर्छन र आफ्ना हातहरूले अरूलाई चोट पुर्याउँछन्।

7 तिनीहरूले आफ्ना खुट्टाहरू पापमा दर्गुन चलाउँछन। कुनै पनि निर्दोष मानिसलाई मार्नको लागि तिनीहरू हतारिन्छन। तिनीहरूले दुष्टकुराहरू सोचदछन। उपद्रव एव चोरी गर्नु नै तिनीहरूको जीवनको बाटो हो।

8 ती मानिसहरूले शान्तिको बाटो जान्दैनन्। ती मानिसहरू निष्पक्ष छैनन्। तिनीहरू कपटी जीवन बिउँछन्। अनि जो मानिसहरू त्यस्तो प्रकारले बाँचदछन् तिनीहरूले कहिल्यै शान्ति पाउने छैनन्।

पापले इभ्राएलमा संकट ल्याउँदछ

9 सबै न्याय र धार्मिकता हराएर गयो।

यहाँ हाम्रा सामु अन्धकार मात्र छ।

यसर्थ उज्यालोकोलागि हामीले पर्खनु पर्छ।

हामी चहकिलो प्रकाशको आशा गर्दछौ

तर हामी सबैमा अन्धकार मात्र छ।

10 हामी आँखाहरू नभएका मानिसहरू जस्ता छौ

हामी अन्धाहरू झैं भिन्ता छाम्दै हिँड्छौ।

हामी ठोकिन्दै लड्छौ मानो यो रात हो

हामी दिनको उज्यालोमा पनि देख्न सक्तैनौ

मध्यदिनमा हामी मृत मानिस जस्तै लड्छौ।

11 हामी सबै अत्यन्त उदास छौ,

दुकुरहरू र भालुहरूले झैं हामी आवाजहरू निकाल्छौ।

मानिसहरू कहिले निष्पक्ष हुन्छन् भन्ने समयलाई हामी पखिरहेका छौ।

तर अझ सम्म त्यहाँ सत्य भन्ने नै छैन।

हामी सुरक्षित हुन पखिरहेका छौ

तर मुक्ति भने अझै टाढा छ।

12 किनभने हामीले धेरै पल्ट,

गल्ती कुराहरू परमेश्वरका विरुद्ध गर्यौ।

हाम्रा पापहरूले हामी गल्ती भएको देखाउँछ।

हामी जान्दछौ त्यस्ता कामहरू गरेर हामी दोषी छौ।

13 हामीले पाप गर्यौ

र परमप्रभुको विरोधमा कर्म गर्यौ।

- हामीले उहाँबाट मुख फर्कायौं
र उहाँलाई त्याग्यौ।
हामीले परमेश्वरको विरुद्ध
पापपूर्ण कुराहरू गर्थौं।
हामीले त्यस्ता कुभलो हुने कुराहरू
मनमनै सोच्यौ त्यस्तो योजना बनायौं।
14 न्याय हामीबाट फर्केर टाढा गयो।
सत्य टाढा नै उभिन्छ।
सत्यता भन्ने कुराहरू गल्लीहरूमा खसे।
धार्मिकता भन्ने कुरा शहरमा प्रवेश गर्न निषेध भयो।
15 सत्य हराएर गयो।
अनि मानिसहरू जसले राम्रो काम गर्न प्रयास गरे तिनीहरू लुटिए।
- परमप्रभुले हेर्नु भयो अनि उहाँले धार्मिकता कात्तै पाउन सक्नु भएन।
परमप्रभुले ती सबै मन पराउनु भएन।
16 परमप्रभुले हेर्नु भयो र कतै पनि कुनै मानिस नभएकोले
उहाँ छक्क पर्नुभयो जससँग उभिएर बोल्न सकिन्छ।
यसकारण परमप्रभुले आफ्नो शक्ति प्रयोग गर्नु भयो
र साथै आफ्नै धार्मिकता चलाउनु भयो अनि मानिसहरूलाई उद्धार गर्नु भयो।
17 परमप्रभुले युद्ध तयार गर्नुभयो।
परमप्रभुले धार्मिकताको हतियार भिर्नु भयो।
मुक्तिको टोपी लगाउनु भयो दण्डको पोषाक
र प्रबल प्रेमको लुगा लगाउनु भयो।
18 परमप्रभु आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ।
यसैले परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुनेछ जसको हकदार तिनीहरू छन्।
परमप्रभु आफ्ना शत्रुहरूसँग क्रोधित हुनुहुन्छ।
यसकारण टाढा-टाढामा भएका सबै मानिसहरूलाई उहाँले दण्ड दिनुहुनेछ।
19 तब नै पश्चिमका मानिसहरू परमप्रभुसित डराउँछन्
अनि उहाँलाई सम्मान गर्छन्।
पूर्वका मानिसहरू डराउनेछन् अनि उहाँको महिमाको आदर गर्नेछन्।
तेज बग्ने नदी प्रबल हावाले हत्याए झै गरी परमप्रभु झट्टे आउनु हुनेछ।
20 तब सियोनमा मुक्तिदाता आउनेछ।
उहाँ याक्बकको सन्तानहरूकहाँ आउनु हुनेछ जसले पापगरे तर परमप्रभु कहाँ फर्केर आए।

21 परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूसँग करार गर्नेछु। म वचन दिँदछु कि मेरो आत्मा र वचनहरू जुन म तिमीहरूको मुखमा राख्छु त्यसले तिमीहरूलाई कहिल्यै त्याग्ने छैन। तिनीहरू तिमीहरूका छोरा छोरी र नाती पनाती सम्म रहनेछन्। तिनीहरू अहिले तिमीहरूसँग हुनेछन् र सर्वदा रहनेछन्।

60

- परमेश्वर आउनु हुँदैछ
1 “मेरो प्रकाश, यस्शलेम उठ!
तेरो प्रकाश आइरहेछ!
परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ।
2 अब अन्धकारले पृथ्वी ढाक्छ,
अनि मानिसहरू अन्धकारमा पर्नेछन्।
तर परमप्रभु तिमीहरूमाथि चम्कनु हुन्छ
अनि उहाँको महिमा तिमीहरूमाथि देखा पर्नेछ।
3 तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ,
राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ।
4 आफ्नो वरिपरि हेर!
देख्यौ मानिसहरू भेला भएर तिमीहरू तिरै आइरहेछ।
ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन्।
अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँगै आइरहेछन्।
5 “यो भविष्यमा पूरा हुनेछ।
अनि त्यस समय, तिमीहरूले आफ्ना मानिसहरूलाई देख्नेछौ।
अनि तिमीहरूका अनुहार खुशीले चम्किनेछन्।
पहिला, तिमीहरू डराउनेछौ, तर पछि, तिमीहरू खुशीले उतेजित हुनेछौ।
समुद्रहरू तेरै आएका सारा सम्पत्तिहरू तिमीहरू समक्ष राखिनेछन्,
जाति-जातिका सम्पत्तिहरू तिमीहरूकहाँ नै आउनेछन्।
6 मिधान र एपाबाट आएका ऊँटहरूले

- तिमीहरूका धर्ती पार गर्ने छन्।
 शेबाबाट आएका ऊटहरूका लस्करले सुन
 र सुगन्धित वस्तु लिएर आउनेछन्।
 मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्।
 7 केदारबाट आएका सारा भैंडा, मानिसहरूले जम्मा गर्नेछन्,
 अनि तिमीहरूकहाँ ल्याइदिनेछन्,
 नबायोतका भेडाहरूले तिमी सेवा गर्नेछन्।
 तिमीहरूले ती पशुहरू मेरो बेदीमा अर्पण गर्नेछौ।
 अनि म ती सबै ग्रहण गर्नेछु।
 म मेरो महिमाको मन्दिर पहिलेको भन्दा अझ सुन्दर बनाउने छु।
 8 मानिसहरूलाई हेर!
 बादलहरू आकाशमा छिटो उडेजस्तै तिमीहरू तिमीहरू कहाँ आत्परिन्दै आइरहेछन्
 मानौ तिमीहरू ढुकुरहरू आफ्ना गुँडहरूमा जान उडिरहे जस्तै तिमीहरू आउँदैछन्।
 9 टाढामा भएका देशहरूले मलाई पछिरेछे।
 समान बोक्ने जहाजहरू समुद्रमा जान तयार छन्।
 ती जहाजहरू टाढामा भएका तिमीहरूका नानीहरू ल्याउनलाई तयार छन्।
 तिनीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई जो इसाएलका परमपवित्र हुनुहुन्छ,
 श्रद्धा प्रकट गर्न सुन र चाँदी बोकेर ल्याउनेछन्।
 परमप्रभुले तिमीहरूका लागि अचम्मका कामहरू गर्नुहुनेछ।
 10 अन्य देशका छोरा-छोरीहरूले तिम्रा पर्खालहरू फेरि निर्माण गरिदिनेछन्।
 तिनीहरूका राजाहरूले तिमीहरूका सेवा गर्नेछन्।
 “जब म क्रोधित हुन्छु, म तिमीहरूलाई चोट पुर्याउँछु।
 तर अहिले, म तिमीहरूलाई दया देखाउन चाहन्छु
 यसैले म तिमीहरूलाई सान्त्वना दिइरहेछु।
 11 तिमीहरूका प्रवेशद्वारहरू सधैं खोलिनेछन्।
 ती द्वारहरू दिन तथा रातमा कहिल्यै बन्द हुने छैनन
 जातिहरू र राजाहरूले तिमीहरूलाई आफ्ना सम्पति ल्याइदिनेछ।
 12 कुनै कुनै जाति अथवा राष्ट्रले तिमीहरूको सेवा गर्दैनन्
 तर तिनीहरू नाश हुनेछन्।
 13 लबानोनका सबै महत्वपूर्ण कुराहरू
 तिमीहरूलाई दिइनेछ।
 मानिसहरूले देवदास धूपी स्खहरू तिमीहरूलाई ल्याइ दिनेछन्।
 ती स्खहरू मेरो पवित्र स्थान सुन्दर बनाउनको लागि प्रयोग गरिनेछ,
 यो मेरो सिंहासन समक्ष एउटा चौकी जस्तो हुनेछ।
 अनि म यसलाई ज्यादा श्रद्धा दिनेछु।
 14 विगतमा जुन मानिसहरूले तिमीहरूलाई चोट पुर्याए,
 ती मानिसहरू तिम्रो समक्ष झुक्ने छन्।
 विगतमा, जो मानिसहरूले तिमीहरूलाई घृणा गरे
 ती मानिसहरू तिम्रा खुट्टामा निउरिनेछन्।
 ती मानिसहरूले तिमीलाई ‘परमप्रभुका शहर’
 ‘इसाएलको परम पवित्र सियोन भन्ने छन्।’
 15 “तिमीहरू फेरि एकलै छाडिनेछैनौ।
 तिमीहरू फेरि हेला हुनेछैनौ। तिमीहरू फेरि रिक्तो हुनेछैनौ।
 म तिमीहरूलाई सदा-सर्वदा महान बनाउँनेछु।
 तिमी सदा सर्वदा खुशी हुनेछौ।
 16 जाति जातिले तिमीहरूले चाहेका सबै कुराहरू दिनेछन्।
 यो आफ्ना आमाको दूध पिउने बालक जस्तो हुनेछ।
 तर तिमीले राजाहरूबाट धनहरू पाउनेछौ।
 तब तिमीले ‘म परमप्रभु हुँ’ भनेर चिन्नेछौ, जसले तिमीलाई बचाउँछ।
 तिमीले जान्नेछौ कि याकूबको शक्तिशाली परमेश्वरले तिमीलाई उद्धार गर्नु हुन्छ।
 17 “तिमीमा अहिले काँसा छ,
 म सुन ल्याई दिनेछु।
 तिमीसँग अहिले फलाम छ,
 म तिमीलाई चाँदी ल्याई दिनेछु।
 म तिम्रो काठलाई काँसा बनाई दिनेछु।
 म दण्डलाई शान्तिमा परिवर्तन गरिदिने छु।
 जब मानिसहरूले तिमीलाई चोट पुर्याउँछ
 तर अहिले मानिसहरूले तिमीलाई राम्रो व्यवहार गर्नेछन्।

- 18 त्यहाँ तिप्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्।
मानिसहरूले फेरि कहिल्यै तिप्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्।
तिमीले आफ्नो भित्ताहरूको नाउँ 'मुक्ति' भनेर लेखेछौ।
तिमीले आफ्नो प्रवेशद्वारको नाउँ 'स्तुति' राखेछौ।
- 19 “धाम अब तिप्रो लागि दिनभरिको प्रकाश हुनेछैन।
चन्द्रमाको उज्यालो पनि तिप्रो लागि रातभरिको प्रकाश हुनेछैन।
किनभने परमप्रभुको प्रकाश नै सदा सर्वदा तिप्रो प्रकाश हुनेछ।
तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ।
- 20 तिप्रो सूर्य कहिल्यै अस्ताउने छैन
फेरि तिप्रो चन्द्रमा कहिल्यै अन्धकारो हुनेछैन
किनभने परमप्रभु नै अनन्तको प्रकाश हुनुहुनेछ।
अनि तिप्रो शोकका दिन अन्त हुनेछ।
- 21 “तिम्रा सारा मानिसहरू धार्मिक हुनेछन्।
ती मानिसहरूले पृथ्वी फेरि प्राप्त गर्नेछन्।
मैले ती मानिसहरू सृजना गरे।
तिनीहरू अद्भुत बिस्वा हुन्,
त्यो मैले आफ्नै हातले बनाएको हुँ।
- 22 स-साना परिवारहरू ठूलो परिवारमा परिणत हुनेछन्।
स-साना परिवार एक दरिलो जाति हुनेछ।
जब समय अनुकूल हुन्छ,
म परमप्रभु चाँडै आउनेछु।
म ती कुराहरू घटित गर्नेछु।”

61

परमप्रभुको मुक्तिको समाचार

- 1 परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो।
- 2 परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो कसणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दुःखी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो।
- 3 परमेश्वरले सियोनका दुःखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दुःखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई “धार्मिकताका वृक्षहरू” र “परमप्रभुको अद्भुत बोट” नाउँ दिनलाई पठाउनु भयो।
- 4 त्यस बेला, ध्वंस भएका पुराना शहरहरू फेरि निर्माण गरिनेछन्। ती शहरहरू पहिले जस्तै नयाँ बनिनेछन्। धेरै-धेरै वर्ष अघाडि भत्किएका ती शहरहरू नयाँ जस्तै बनिनेछन्।
- 5 तब तिम्रा शत्रुहरू तिमीकहाँ आएर तिप्रो भेडाको हेरचाह गर्नेछ। शत्रुका नानीहरूले तिम्रा खेतहरू र बगैँचामा काम गरिदिनेछ।
- 6 तिमीहरूलाई “परमप्रभुका पूजाहारीहरू” र “हाम्रा परमेश्वरको सेवकहरू” भनेर बोलाइनेछौ। तिमीहरूले सारा पृथ्वीका जातिहरूबाट ल्याइएका धन-सम्पत्ति पाउनेछौ। अनि तिमीहरू त्यो पाएर गंभित हुनेछौ।
- 7 बितेका दिनहरूमा ती मानिसहरूले तिमीहरूलाई लाज्जित पारे र सबै तिमीहरूको विरुद्ध नराम्रा कुराहरू गरे। तिमीहरू अन्य मानिसहरू भन्दा बढता लाज्जित भयो। यसैले तिमीहरूको देशमा तिमीहरूले अरुहरू भन्दा दृशुणा बढी पाउनेछौ। तिमीहरूले मनाउनेछौ जुन अनन्तसम्म रहनेछ।
- 8 यो खुशी किन यस्तो हुनेछ? किनभने म परमप्रभु हुँ र निष्पक्षता मन पराउछु। म चोरी र अरु सबै कुराहरूलाई घृणा गर्दछु जुन गलती हुन्छ। यसैले म मानिसहरूलाई उनीहरूको कर्मको ज्याला दिनेछु। म मेरा मानिसहरूसँग अनन्तको लागि करार गर्नेछु।
- 9 सारा जातिको मेरा प्रत्येक मानिसले चिन्नेछन्। मेरा जातिका नानीहरूले प्रत्येक मानिस चिन्ने छन्। कुनै पनि मानिसले तिनीहरूलाई देख्यो भने पक्कै परमेश्वरको आशीर्वाद परेकोछ भनेर जान्नेछन्।

परमेश्वरको सेवकले मुक्ति ल्याउछ

- 10 परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो।
म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउनेछु।
परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो।
ती पोषाकहरू अत्यन्तै सुन्दर छन् जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्।
परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो
त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
- 11 पृथ्वीले नै बिस्वा उर्माछ।
मानिसहरूले त्यसको बीऊ बगैँचामा रोपेछन्, अनि बगैँचाले त्यसलाई उमाछ फलाउँछ।
त्यसरी नै परमप्रभुले धार्मिकता उमार्नु हुन्छ।
परमप्रभुले प्रत्येक जातिबाट महिमा लानुहुन्छ।

62

धार्मिकताले भरिएको शहर नयाँ यरूशलेम

1 म सियोनलाई प्रेम गर्छु,

यसैले म उसँग लगातार कुरा गर्ने गर्छु।

म यरूशलेमलाई प्रेम गर्छु।

यसैले म कुरा गर्नु रोकिने छैन।

जब सम्म धार्मिकता उज्यालो बत्ती झैं चम्कदैन तब सम्म म कुरामार्नेछु।

जब सम्म मुक्ति उज्यालो ज्योति जस्तै बल्दैन म बात मार्नेछु।

2 तब सम्मस्त जातिहरूले तेरो धार्मिकता देखेछन्।

सबै राजाहरूले तेरो गौरव देखेछन्।

त्यसपछि तिमीले नयाँ नाउँ पाउने छौ।

परमप्रभु स्वयंले तिमीलाई त्यो नयाँ नाउँ दिनुहुनेछ।

3 परमप्रभुले तिमीलाई देखेर अत्यन्त गीवित हुनु हुनेछ।

तिमी परमप्रभुको हातमा एक सुन्दर मुकुट जस्तै हुनेछौ।

4 तिमीलाई 'परमेश्वरले त्यागेका मानिसहरू' फेरि कहिल्यै भनिने छैन।

तिमीहरूका देशलाई फेरि कहिल्यै यसो भन्ने छैन, 'परमेश्वरले नाश गर्नु भएको देश।'

तिमीहरू डाकिनेछौ 'परमेश्वरले प्रेम गर्नु भएका मानिसहरू' भनी।

तिमीहरूको देशलाई, 'परमेश्वरको बेहुला'* भनिने छ।

किनभने परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ

अनि तिमीहरूको देश उहाँकै सम्पत्ति हो।

5 जब कुनै जवान मानिसले एउटी स्त्रीलाई प्रेम गर्दछ, उसले त्यही स्त्रीलाई विवाह गर्छ।

यस्तै प्रकारले, तिमीहरूका उद्धारक नै तिमीहरूका स्वामी पनि हुनु हुनेछ।

एकजना मान्छे आफ्नी नयाँ दुल्हीसँग अति खुशी हुँदछ।

यस्तै प्रकारले तिम्रो परमेश्वर तिमीसँग खुशी हुनुहुनेछ।

6 यरूशलेम, म तिम्रा पर्खालहरूमाथि रक्षकहरू खटाउनेछु।

ती रक्षकहरू चूप लागेर बस्ने छैनन्।

तिनीहरू रात दिन प्रार्थना गरिरहनेछन्।

रक्षकहरू! तिमीहरूले परमप्रभुलाई प्रार्थना अवश्य गर्नुपर्छ।

तिमीहरूले उहाँलाई आफ्ना वचनहरूको सम्झना गराउनु पर्छ।

कहिल्यै प्रार्थना गर्न नचुक।

7 जबसम्म परमप्रभुले पृथ्वीमा यरूशलेम बनाउनु हुन्न

तबसम्म तिमीहरूले उहाँलाई प्रार्थना गर्नु नै पर्छ।

8 परमप्रभुले शपथ ग्रहण गर्नुभयो। उहाँले प्रमाण स्वरूप आफ्नै शक्ति चलाउनु भयो

अनि परमप्रभुले त्यो आफ्नो शक्ति त्यही वचनहरू कायम राख्न चलाउनु हुनेछ।

परमप्रभुले भन्नुभयो, "म किरिया खाँन्छु कि अब कहिल्यै तिमीहरूका खाद्यान्न तिमीहरूका शत्रुहरूलाई दिइने छैन।

म वचन दिँदछु कि तिमीहरूले बनाएका दाखरस तिम्रा शत्रुहरूले लैजाने छैनन्।

9 जुन मानिसले अन्नहरू थुपारेकाछन् त्यसैले खानेछ, अनि त्यस मानिसले परमप्रभुको प्रशंसा गर्नेछ।

जुन मानिसले दाखरहरू थुपार्दछ, ती दाखरहरूबाट उसले दाखरस पिउनेछ अनि ती कुराहरू मेरो पवित्र देशमा हुनेछ।"

10 मूल ढोकाहरूबाट आऊ!

मानिसहरूकोलागि बाटो खुल्ला पारिदेऊ।

बाटो तयार पार।

बाटोको सारा ढुङ्गाहरू हटाई देऊ।

मानिसहरूकोलागि चिन्ह स्वरूप डन्डा उठाऊ।

11 सुन, परमप्रभु टाढा देशहरूमा बग्नेहरूसँग

बोली रहनु भएकोछन

"सियोनका मानिसहरूलाई बताऊ

'हेर, तिमीहरूका मुक्तिदाता आउँदै हुनहुन्छ।

उहाँले तिमीहरूको लागि पुरस्कार ल्याई रहनु भएकोछ

उहाँले त्यो इनाम आफैसँग लिएर आउनु हुँदछ।'" "

12 उहाँका मानिसहरूलाई यसरी डाकिने छ "पवित्र मानिसहरू,"

"परमप्रभुका सुरक्षित मानिसहरू।"

अनि यरूशलेमलाई भनिने छ "परमेश्वरले चाहनु भएको शहर,"

"परमेश्वरसँग भएको शहर।"

* 62:4: बेहुला को अर्थ "विवाह गरेको" हो।

63

- परमप्रभुले आफ्नो मानिसको न्याय गर्नुहुन्छ
 1 एदोमबाट को आइरहेछ?
 उ बोझाबाट आउंदछ।
 अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्।
 उसको तेजस्वी उसके पोशाकहरूमा छ।
 ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ।
 उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ।
 अनि म सत्य बोल्छु।”
- 2 “किन तिम्रो पोशाकहरू चकिलो रातो छ?
 तिनीहरू त्यस्ता मानिसहरूले लगाउने पोशाक हुन जो दाखहरूमाथि हिडदछन् र त्यसको दाखरस बनाउँदछन्।”
- 3 उसले जवाफ दिन्छ, “मैले आफै अङ्गुरहरू कुल्चिए हिडदा पिस्टैछु।
 मलाई कसैले पनि सधाएन।
 म रिसाएको थिएँ यसैले अङ्गुरहरूमाथि कुल्चिँदै हिडेँ।
 मेरो लुगामा अङ्गुरको रसको छिटाहरू उछिटिए पर्यो। यसैले मेरा लुगाहरू मैला भयो।
- 4 मैले मानिसहरूलाई दण्ड दिने समय रोजेँ।
 मेरा निम्ति मेरो मानिसहरूलाई बचाउने र रक्षा गर्ने समय आइसकेकोछ।
- 5 मैले चारै तिर हेरेँ, तर कुनै मानिस पनि सघाउने देखिएन।
 मलाई कसैले नसघाएको देखेर छक्क परेँ।
 यसकारण मैले आफ्ना मानिसहरूलाई रक्षा गर्न आफ्नै शक्ति प्रयोग गरेँ।
 मरो आफ्नै क्रोधले मलाई प्रेरणा दियो।
- 6 म रिसाएको बेला, मानिसहरूमाथि हिडेँ।
 म पागल भएको बेला मानिसहरूलाई दण्ड दिएँ। मैले तिनीहरूका रगत भूईंमा पोखाएँ।”
- परमप्रभु आफ्ना मानिसहरू प्रति कृपालु हुनुहुन्छ
 7 मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु।
 म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु।
 परमप्रभुले इस्त्राएलका मानिसहरूलाई
 धेरै राम्रो चीजहरू दिनु भयो।
 परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ।
 परमप्रभुले हामीलाई दया देखाउनु भयो।
- 8 परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्।
 तिनीहरू मेरा खास मानिसहरू हुन्।”
 यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो।
- 9 मानिसहरूसँग धेरै कष्टहरू थिए,
 तर परमप्रभु उनीहरूका विरुद्ध थिएनन्।
 परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो। अनि उनीहरू प्रति दुःखी हुनुभयो।
 यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो,
 उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो।
 उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो, अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।
- 10 तर मानिसहरू परमप्रभुको विरुद्ध उठे।
 तिनीहरूले पवित्र आत्मालाई दुःखित बनाए।
 यसकारण उनीहरू परमप्रभुको शत्रु भए
 परमप्रभुले ती मानिसहरू विरुद्ध लडाइँ गर्नु भयो।
- 11 तर धेरै वर्ष अघि के भएको थियो परमप्रभु अझै सोच्नु हुन्छ।
 उहाँ मोशा र मानिसहरूको बारेमा सोच्नु हुन्छ।
 परमप्रभु नै एकजना हुनुहुन्छ जसले मानिसहरूलाई समुद्रबाट ल्याउनु भयो।
 परमप्रभुले आफ्ना भेडाहरू डोर्याउन आफ्नो गोठाला प्रयोग गर्नु भयो।
 तर परमप्रभु, जसले आफ्नो आत्मा तिनीहरूमा स्थापित गर्नु भयो,
 अहिले कहाँ हुनुहुन्छ?
- 12 परमप्रभुले मोशालाई दाहिने हातले डोर्याउनु भयो।
 मोशालाई डोर्याउनकोलागि परमप्रभुले आफ्नो अद्भुत शक्ति प्रयोग गर्नभयो।
 परमप्रभुले पानीलाई दुइ भागमा विभाजन गर्नु भयो
 ताकि मानिसहरू समुद्रबाट हिड्न सक्नु।
 त्यस्ता महान कुराहरू गरेर परमप्रभुले आफ्नो नाउँ प्रख्यात पार्नुभयो।
- 13 परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो।
 मानिसहरू नडुबीकन पानीमाथि हिडे

जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ।

14 एउटा गाई खेतमा हिँड्दा सजिलै लड्दैन। यस्तै प्रकारले समुद्रमा हिँड्दा मानिसहरू लडेनन्।

परमप्रभुको आत्माको मानिसहरूलाई विश्रामको ठाउँमा लार्दै थियो। सब समय मानिसहरू सुरक्षित थिए।
परमप्रभु, त्यही नै बाटो हो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो
अनि तपाईंको प्रशंसायोग्य नाउँ महिमीत पार्नुभयो।

आफ्ना मानिसहरूलाई साथ दिनलाई परमेश्वरप्रति प्रार्थना

15 परमप्रभु, स्वर्गबाट तल हेर्नुहोस।

ती कुराहरू अब घटिरहेको देख्नुहन्छ।

तपाईंको महान र पवित्र स्वर्गको घरबाट तल हामीतिर हेर्नुहोस।

तपाईंको प्रगाढ प्रेम हाम्रो लागि काहँ छ?

तपाईंको भित्री आत्माबाट आउने प्रबल शक्ति काहँ छ? तपाईंको दया म प्रति छ?

किन मबाट तपाईंको आफ्नो करुणामय प्रेम लुकाउनु हुन्छ?

16 हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ!

अब्रहामले हामीलाई जन्दिनन्।

याकबले हामीलाई चिन्दैन।

हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ।

तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधै बचाउनु हुन्छ।

17 हे परमप्रभु, तपाईंले आफूबाट हामीलाई किन टाढा घचेटिरहनु भएको छ?

तपाईंको अनुसरण गर्न हामीलाई किन वञ्चित गराउनु भयो?

हामीकाहँ फर्केर आउनु होस परमप्रभु।

हामी तपाईंका दासहरू हौं।

हामीकाहँ आएर हामीलाई साथ दिनुहोस

हाम्रा सन्तानहरू तपाईंकै सम्पत्ति हुन्।

18 तपाईंका पवित्र मानिसहरू आफ्ना देशमा केही समय सम्म मात्र बसे।

त्यसपछि हाम्रा शत्रुहरूले तपाईंको पवित्र मन्दिरमा कुल्चेर हिँडे।

19 केही मानिसहरू तपाईंद्वारा शासित भएनन्।

ती मानिसहरू तपाईंको नाउँ लिदिनन्।

अनि धेरै समय पहिला,

हामी त्यस्ता खालका मानिसहरू थियौं।

64

1 यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने

प्रत्येक कुराहरू परिवर्तित हुने थियो।

पर्वतहरू तपाईं समक्ष पल्लने थिए।

2 पर्वतहरू आगोको रापमा झारपातहरू जलिरहे जस्तो जल्ने थिए।

पर्वतहरू आगोमाथि पानी जस्तै उम्लिने थिए।

तब तपाईंका शत्रुहरूले तपाईंको बारेमा जान्नेथिए।

तब सारा जातिहरू तपाईंलाई देख्दा डरले कान्ने थिए।

3 जब तपाईं अप्रत्यासित कार्य गर्नुहुन्छ,

पर्वतहरू तपाईं अघि पल्लन्छन्।

4 तपाईंका मानिसहरूले साँच्चि नै तपाईंको कुरा कहिल्यै सुनेन।

तपाईंले बताएका कुराहरूमा कहिल्यै ध्यान दिएर सुनेन।

कसैले पनि तपाईं जस्तो परमेश्वर देखेका छैनन्। तपाईं बाहेक त्यहाँ त्यस्तो परमेश्वर हुनु हुन्न।

यदि मानिसहरूमा धैर्य भएर अनि तपाईंको सहयोग पर्खेको भए, तिनीहरूका लागि तपाईंले महान कुराहरू गरिदिनुहुने थियो।

5 तपाईं त्यस्ता मानिसहरूसित हुनुहुन्थ्यो जो काम गर्न मन पराउँथे।

ती मानिसहरूले तपाईंले बताउनु भएको बाटो अनुसार गर्दै तपाईंलाई सम्झना गर्छन्।

तर अतीतमा हामीले तपाईंको विरुद्ध पाप गर्यौं। यसकारण तपाईं हामीसित क्रोधित हुनुभयो।

अब हामीहरू कसरी बचाइनु सक्नेछौं?

6 हामी सबै पापले अशुद्ध भएका छौं।

हाम्रा असल कामहरू पनि शुद्ध छैनन्।

तिनीहरू रगतका दागहरू भएका लुगाहरू जस्ता छन्।

हामी ओइलएर झरेका पातहरू झैं छौं।

हाम्रा पापहरूले हामीलाई बतासले झैं उडाइलैजानेछ।

7 हामी तपाईंलाई पूज्दैनौं।

हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं।

हामी तपाईंलाई अनुसरण गर्न उत्साहित हुँदैनौं।

यसकारण तपाईं हामीदिखि टाढा हुनु भएकोछ।

हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं।

8 तर परमप्रभु, तपाईं हाम्रो पिता हुनुहुन्छ।

- हामी हिलो जस्तै छौं अनि तपाईं कुमाले हुनुहुन्छ।
तपाईंके हातले हामीहरूलाई बनाउनु भयो।
- 9 परमप्रभु, हामीसित अब यसरी क्रोधित भइ नरहनु होस।
हाम्रा पापहरूलाई सधैं ध्यानमा नराखी भुलि दिनु होस।
दया गरेर, हामीमाथि हेर्नुहोस्
हामी तपाईंका मानिसहरू हौं।
- 10 तपाईंका पवित्र शहरहरू रित्तो छन्।
ती शहरहरू उजाड र निर्जन छन्।
सियोन निर्जन छ! यरूशलेम ध्वंस भइसक्यो।
- 11 हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई हाम्रा पवित्र मन्दिरमा पूज्ये।
हाम्रा मन्दिरहरू एकदम अचम्मका थिए, तर अहिले यो आगोमा जलेर गयो।
हाम्रा सारा बहुमूल्य सम्पत्तिहरू विनाश भए।
- 12 के यी सबै कुराहरूले हामीलाई तपाईंको प्रेमदेखि टाढा लानेछ?
के तपाईं सधैं चूपचाप बस्नु हुन्छ?
के तपाईं हामीलाई सधैं दण्ड दिनुहुन्छ?

65

- सम्पूर्ण मानिसहरूले परमेश्वरको बारेमा जान्दछन्।
- 1 परमप्रभुले भन्नुहुन्छ, “मैले ती मानिसहरूलाई सहयोग गरे जो मसँग सल्लाह गर्न आएनन्। जसले मलाई भेटे उनीहरूले मलाई खोज्न आएनन्। जसले मेरो नाम लिएनन्। त्यो जातिलाई मैले भने, ‘हेर, म यहाँ छु, मलाई हेर।’
- 2 “म ती मानिसहरूलाई स्वीकार गर्न तयार छु जो मेरो विरुद्धमा उठेकाछन्। मकहाँ तिनीहरू आऊन, भनेर म पछि रहेछु। तर तिनीहरू लगातार त्यसरी नै बाँचे जुन असल होइन। तिनीहरूले आफ्ना मनले जे चाहे त्यही गरे।
- 3 ती मानिसहरू मसित छन अनि मलाई सधैं रिस उठाउँछन्। तिनीहरूले बलिहरू चढाउँछन् र आफ्नो विशेष बगैँचाहरूमा धूपहरू जलाउँछन्।
- 4 ती मानिसहरू चिहानहरू माझमा बस्दछन्। तिनीहरू मृत मानिसहरूबाट समाचार पर्खन्छन्। तिनीहरू मुर्दाहरू बीचमा बस्दछन्। तिनीहरू संग्रहको मासु खान्छन्। तिनीहरूको काँटा र धुपौरोहरू सडेका मासुले गर्दा डरलाग्दो मेला छ।
- 5 तर ती मानिसहरूले अरुलाई भन्दछन्, ‘मेरो नजिक नआऊ! मैले तिमीहरूलाई शूद्र नपास्-जेलसम्म मलाई नछोऊ।’ ती मानिसहरू मेरो नाकको धूर्वाँ जस्तै छन्, अनि सब समय तिनीहरूको आगो बल्दछ।”

- इसाएल दण्डित हुने पर्छ
- 6 “हेर, यहाँ एक हिसाब छ त्यो तिर्ने पर्छ। यो हिसाबले तिमीहरू आफ्ना पापहरूका दोषी भएको दर्शाउँछ। यो हिसाब नतिर-जेलसम्म म चूपचाप बसे छैन अनि म दण्ड दिएर तिमीहरूलाई हिसाब तिर्न लगाउनेछु।
- 7 तिमीहरूका पापहरू र तिनीहरूका पिता-पुर्खाहरूका पापहरू बराबरी छन्।” परमप्रभुले यसो भन्नुभयो, “पर्वतहरूमा धूपहरू जलाएर ती पापहरू गरे। तिनीहरूले ती पहाडहरूमा मलाई लज्जित पारे। अनि मैले तिनीहरूलाई प्रथम दण्ड दिएँ। तिनीहरूले पाउनुपर्ने दण्ड मैले दिएँ।”
- 8 परमप्रभु भन्नुहुन्छ, “जब अङ्गुरका झुप्पाहरूमा दाखरस रहन्छ, मानिसहरूले त्यसबाट निचोर दाखरस निकाल्छन्। तर तिनीहरू अङ्गुर नष्ट गर्दैनन्। म आफ्ना सेवकहरूलाई त्यसै नै गर्नेछु। म तिनीहरूलाई पूरै ध्वंस पार्ने छैन।
- 9 म याकूबका सन्तानहरूबाट केही वंश राख्नेछु। यहूदाका मानिसहरूले मेरो पर्वत पाउने छौं। मेरो सेवकहरू त्यहाँ बस्नेछन्। म ती मानिसहरू छान्ने छु जो त्यहाँ बस्नेछन्।
- 10 तब शारोनका बेंसी भेंडाहरूलाई चर्ने चरन हुनेछ। आकोरका बेंसी आराम गर्ने ठाउँ हुनेछ। यी सम्पूर्ण थोकहरू मेरा मानिसहरूका लागि हुन् जसले मलाई खोज्दछन्।
- 11 “तर तिमीहरूले परमप्रभुलाई त्याग्यौ, यसैले तिमीहरू दण्डित हुनेछौ। तिमीहरूले मेरो पवित्र पर्वत भुल्नु। तिमीहरूले भाग्यलाई मान्न थाल्यौ। तिमीहरूले झटो देवताहरूको भाग्य-देवलाई मान्न थाल्यौ।
- 12 तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किन? किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्नु, जवाफ दिएनौ। म तिमीहरूसँग बोलेँ अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्नु जुन मैले पापपूर्ण हो भनेँ। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्नु।”

- 13 यसकारण परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो:
“मेरा दासहरूले खानेछन्।
तर तिमीहरू दुष्ट मानिसहरू भने भोको हुनेछौ।
मेरा दासहरूले पिउनेछन्
तर दुष्ट मानिसहरू तिर्खाउनेछन्।
मेरा दासहरू खुशी हुनेछन्,
तर दुष्ट मानिसहरू लज्जित हुनेछन्।
- 14 मेरा दासहरू आनन्दले खुशी हुनेछन्,
तर दुष्ट मानिसहरू दुःखले स्नेछन्।
तिमीहरूका आत्माहरू टुटेका छन्
अनि तिमीहरू दुःखी छौ।
- 15 तिमीहरूको नाउँ मेरा दासहरूका लागि एक नराम्रो शब्द हुनेछ।
परमप्रभु मेरो मालिकले तिमीहरूलाई मार्नु हुन्छ
अनि उहाँले आफ्ना दासहरूलाई नयाँ नाउँले डाक्नु हुन्छ।

16 अहिले जो तिमीहरूले पृथ्वीको नाउँमा आशीर्वाद दिइरहेका छन्।

तिनीहरूले भविष्यमा पनि परमेश्वर जसमाथि भरोसा गर्न सकिन्छ, उहाँको नाउँमा आशीर्वाद दिनेछन्।

मानिसहरू जसले पृथ्वीमा कसम खाने गर्छन्,

तिनीहरूले सत्यका परमेश्वरद्वारा त्यसो गर्छन्।

किन? किनभने विगतका पीडाहरू बिसिसकेको हुन्छ।

मेरा मानिसहरूले फेरि ती पीडाहरू कहिल्यै सम्झिने छैनन्।”

नयाँ समय आइरहेछ

17 “म नयाँ आकाश र पृथ्वी बनाउनेछु।

मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्।

तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन।

18 मेरा मानिसहरू खुशी हुनेछन्।

तिनीहरू सदा सर्वदा आनन्दित हुनेछन्।

किनभने म नै बनाउनेछु, म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु

अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु।

19 “तब म यरूशलेमसँग आनन्दित हुनेछु।

म मेरा मानिसहरूसँग खुशी हुनेछु।

त्यहाँ फेरि कहिल्यै पनि कोलाहल,

र कष्ट हुनेछैन।

20 त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन जुन जन्मेर केही दिन मात्र बाँच्छदछ।

त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन।

प्रत्येक बालक लामो आयु लिएर बाँच्छद अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ। सय वर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ।

अनि जुन मानिस सय वर्ष सम्म पनि बाँच्दैन उसलाई श्रापित भएको ठानिन्छ।

21 “त्यस शहरमा, यदि कसैले घर बनाउँछ भने, त्यो मानिस त्यही बस्नेछ।

यदि कसैले दाखहरूका बोट बगैँचामा रोप्दछ भने त्यस मानिसले त्यही बगैँचाबाट दाख फलहरू खानेछ।

22 कहिल्यै पनि एकजनाले घर बनाउने छैन

अनि अर्को मानिस त्यसमा बस्ने छैन।

कहिल्यै पनि एकजनाले बगैँचा लगाउने छैन

अनि अर्को मानिसले बगैँचाको फलफूल खाने छैन।

मेरा मानिसहरू रूखहरू बाचुञ्जेल सम्म बाँच्नेछन्।

मैले रोजेका मानिसहरू आफूले बनाएका चीजहरू प्रसन्न भएर लिनेछन्।

23 स्त्रीहरू मरेका नानी जन्माउनका लागि कहिल्यै पनि फेरि कष्ट गर्ने छैनन्।

स्त्रीहरू नानी जन्माउने बेलामा के कस्तो घटना होला भनेर डराउने छैनन्।

सारा मेरा मानिसहरू

र उनीहरूका बालकहरू परमप्रभुकै आशिष पुरेका हुनेछन्।

24 तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खोंचो के छ जान्दछु।

अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु।

25 ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्।

सिंहहरू र गोरुहरूसँगै पराल खानेछन्।

मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने

अनि चोट पुर्याउनेछैन।”

परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

66

परमेश्वरले सारा जातिहरूका न्याय गर्नु हुनेछ

1 परमप्रभु भन्नुहुन्छ,

“स्वर्ग मेरो सिंहासन हो,

र पृथ्वी मेरो पाउदान हो।

यसर्थ, के तिमीहरू मेरा निम्ति एउटा घर बनाउन सक्छौ? अहं! तिमीहरूले सत्कैनौ।

के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अहं!

2 म स्वयंले सम्पूर्ण चीजहरू बनाएँ।

सबै चीजहरू यहाँ छन् किनभने तिमीहरू सबै मैले बनाएका हुन्।” परमप्रभुले नै ती कुराहरू भन्नुभयो।

“मलाई बताऊ, कस्तो मानिसहरूलाई म हेरचाह गरूँ?

मैले गरीब मानिसहरूलाई हेरचाह गरेँ, मैले एकदमै दुःखी भएका मानिसहरूको हेरचाह गरेँ, मैले मेरो वचन पालन गर्नेहरूलाई हेरचाह गरेँ।

3 कतिपय मानिसहरूले बलिदानको नाउँमा थुमाहरू मार्छन्।

तर तिनीहरूले मानिसहरूलाई पनि कुट्छन्।

ती मानिसहरूले बलिदानको नाउँमा थुमाहरू मार्दछन्।

तर तिनीहरूले कुकुरहरूको घाँटी भाँच्छदछन्। ती मानिसहरूले धानहरू पनि अर्पण गर्दछन्।

तर तिनीहरूले साथ साथै सुँगुरको रगतहरू चडाउँछन्। ती मानिसहरू धूपहरू जलाउँदछन्।

तर तिमीहरूले निरर्थक मूर्तिहरू पनि पूज्दछन्।
ती मानिसहरू आफूले रोजेका बाटाहरू हिँड्छन्
साथै डरलाग्दो मूर्तिहरू पनि मन पराउँछन्।
4 यसैले तिमीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरे।
मेरो तात्पर्य र मैले तिमीहरूलाई दण्ड दिएँ,
तिमीहरूले आसाध्य डराउने चीजहरू चलाएँ।
मैले ती मानिसहरूलाई बोलाएँ तर तिमीहरूले सुनेनन्।
म तिमीहरूसित बोलेँ तर तिमीहरूले कानमा तेल हाले।
यसैले म त्यही कुरा तिमीहरूकालागि गर्नेछु।
तिमीहरूले त्यस्ता कामहरू गरे जुन मैले दृष्टपूर्ण काम भनें।
तिमीहरूले मैले मन नपराएका कामहरू गरे।”

5 तिमीहरूले परमप्रभुका आज्ञाहरू पालन गर्छौं भने
परमप्रभुले भन्नु भएका कुराहरू पनि सुन्नुपर्छ।
“तिमीहरूका दाज्य-भाइहरूले तिमीहरूलाई घृणा गरे,
तिमीहरू तिमीहरूका विरोधी भए किनभने तिमीहरूले मलाई पछ्यायौ।
तिमीहरूका दाज्य-भाइहरूले भने,
‘हामी तिमीहरूकहाँ फर्केर आउनेछौं जब परमप्रभु सम्मानित हुनुहुन्छ।’
ती दृष्ट मानिसहरू दण्डित हुने नै छ।”

दण्ड म नयाँ जाति

6 सुन! ती शहर र मन्दिरबाट होहल्ला आइरहेछ। त्यो परमप्रभुले शत्रुहरूलाई दण्ड दिनु भइरहेको होहल्ला हो। परमप्रभुले तिमीहरूले पाउनु पर्ने
दण्ड नै तिमीहरूलाई दिनु भइरहेछ।

7-8 “एकजना स्त्रीले प्रसव वेदना अनुभव नगरी नानी जन्माउँदिन। एकजना स्त्रीले जन्मेको छोरोको मुख हेर्न अघि प्रसव वेदनाको अनुभव गरेकी
हुनुपर्छ। यस्तै प्रकारले कसैले पनि एकै दिनमा नयाँ संसार बनिएको देखेनन्। कुनै मानिसले पनि एकै दिनमा नयाँ जाति प्रारम्भ भएको सुनेन। त्यो
देशले प्रथम पीडा पाउने पछि नयाँ शिशु जन्माउँदा जस्तै। प्रसव वेदनाको अनुभव पछि भूमिले उसको बालकलाई जन्म दिन्छ, एक नयाँ जाति।
9 त्यसरी नै, म कसैलाई नानी नजन्माइ प्रसव वेदना अनुभव गर्ने अनुमति दिदिन।”

परमप्रभुले भन्दछन्, “म वचन दिन्छु, यदि तिमीलाई प्रसव वेदना अनुभव हुन्छ भने तब म नयाँ राष्ट्र जन्माउनलाई तिमीलाई रोक्ने छैन।”
तिमीहरूका परम्पराहरूले यस्तो भन्नुभयो:

10 हे यरूशलेम! खुशी हो। सारा मानिसहरू! जसले यरूशलेमलाई प्रेम गर्छ, खुशी हो।
दुःखका दिनहरू यरूशलेम प्रति घटे, यसैले कतिजना तिमीहरू दुःखी छौ।

11 किन? तिमीहरूले दया प्राप्त गर्नेछौ
जसरी स्तनबाट दूध आउँदछ।

त्यस “दूधले” तिमीहरूलाई सन्तुष्ट प्रदान गर्नेछ।

तिमीहरूले दूध पिउनेछौ, अनि तिमीहरूले साँचो रूपमा यरूशलेमको महिमाको आनन्द उठाउनेछौ।

12 परमप्रभुले भन्दछन्:

“हेर, म तिमीहरूलाई शान्ति प्रदान गर्नेछु। यो शान्ति ठूलो नदी सरह बग्नेछ।

पृथ्वीमा भएका सारा जातिहरूको धनसम्पत्ति बग्दै तिमीहरूकहाँ आउनेछ।

त्यो धन दौलत बाढी जस्तो आउनेछ। तिमीहरू स-सना शिशुहरू जस्तै हुनेछौ।

तिमीहरूले त्यो दूध पिउनेछौ, म तिमीहरूलाई उठाउनेछु, आफ्ना पाखुराहरूमा पक्रनेछ, अनि मेरो गोडाहरूमा उफार्नेछ।

13 म तिमीहरूलाई एउटा आमाले आफ्नो बालकलाई गरेकी जस्तै सान्तवना दिनेछु।

अनि तिमीहरू यरूशलेममा हुनेछौ जब म तिमीहरूलाई सान्तवना दिइरहेको हुनेछु।”

14 तिमीहरूले ती चीजहरू देखेछौ जसले तिमीहरूलाई साँचै आनन्दित तुल्याउनेछ।

तिमीहरू स्वतन्त्र हुनेछौ र घाँस जस्तो बढ्नेछौ।

परमप्रभुका सेवकहरूले उहाँको शक्ति देखेछन्,

तर उहाँका शत्रुहरूले उहाँको रिस मात्र देखेछन्।

15 हेर, परमप्रभु आगोसित आउँदै हुनुहुन्छ।

परमप्रभुको सिपाहीहरू आँधी-बेहेरी झै आउँदै छन्।

परमप्रभुको आफ्ना क्रोधले तिमीहरूलाई दण्ड दिनुहुनेछ।

परमप्रभुले क्रोधको रौंको जलाएर तिमीहरूलाई दण्ड दिनुहुनेछ।

16 परमप्रभुले मानिसहरूको न्याय गर्नुहुनेछ।

तब परमप्रभुले मानिसहरूलाई आगो र उहाँको तरवारले नाश गर्नुहुनेछ।

परमप्रभुले धेरैलाई नाश गर्नुहुनेछ।

17 परमप्रभु भन्दछन्, “ती मानिसहरूले आफ्नो विशेष बगैचामा पूजा गर्न आफैलाई पवित्र बनाउन आफै थोडै पखाली गरे। ती मानिसहरूले
तिमीहरूका विशेष बगैचाहरूमा एकैसाथ अनुसरण गरे। तब तिमीहरूले आफ्ना मूर्तिहरू पूजे। तर, परमप्रभुले ती सारा मानिसहरूलाई नाश गर्नुहुनेछ।

ती मानिसहरूले सँगैरहः मूसाहरू र अन्य मैला कुराहरूको मासु खान्छन्। तर, सम्पूर्ण ती मानिसहरू नाश हुनेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

18 “म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्।

19 मैले केही मानिसहरूमा चिन्ह लगाएँ—म तिनीहरूलाई बचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शाश राष्ट्र अनि लिबिया, लुदी (धनुधारीको देश) तुबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्यै देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्।

20 यसर्थ जीवित मानिसहरूले ती जातिहरूलाई मेरो विषयमा बताउनेछन्। तिनीहरूलाई मेरो पवित्र पर्वत, यरूशलेममा ल्याउनेछन्। तिनीहरूका दाज्यू-भाइ र दिदी-बहिनी, घोडाहरूमा गधाहरूमा र ऊँटहरूमा र साथै रथहरू अनि माल गाडीहरूमा चढेर आउनेछन्। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू त्यस्ता उपहार जस्ता हुनेछन् जस्तो इस्त्राएलका मानिसहरूले परमप्रभुको मन्दिरमा सफा थालहरूमा ल्याउँदछ।

21 म तिनीहरू मध्ये पूजाहारी र लेवीहरू छान्नेछु।” परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो।

नयाँ आकाशहरू र नयाँ पृथ्वी

22 “म नयाँ पृथ्वी बनाउनेछु। अनि सदा-सर्वदा रहने नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछन्। यस्तै प्रकारले, तिमीहरूका नाउँहरू र तिमीहरूका नानीहरू सदा-सर्वदा मसँग हुनेछन्।

23 सारा मानिसहरू प्रत्येक आराधनाको दिनमा मकहाँ उपासना गर्न आउनेछन् तिनीहरू प्रत्येक विश्राम दिन र प्रत्येक महिनाको प्रथमा दिन आउनेछन्। परमप्रभु भन्नुहुन्छ।

24 “ती मानिसहरू मेरो पवित्र शहरमा हुनेछन्। अनि यदि तिनीहरू बाहिर गए भने तिनीहरूले मृत शरीरहरू देख्नेछन् जसले मेरो विरुद्धमा पाप गरेका थिए। तिनीहरूका शरीरहरूमा कीराहरू लाग्नेछन् र ती कीराहरू कहिल्यै मर्ने छैनन्। आगोले ती शरीरहरू जलाउनेछ र त्यो आगो कहिल्यै निम्ने छैन।”

यर्मियाको पुस्तक

1 यी सन्देशहरू हिल्कियाहको छोरो यर्मियाका हुन्। यर्मिया एक पूजाहारी परिवारका थिए जो अनातोट शहरमा बस्दथे। त्यो शहर बिन्यामीन वंशको अर्धीनमा छ।

2 योशियाह यहदाका राजा भएको समय देखि परमप्रभु यर्मियासित बात गर्न शुरू गर्नु भयो। योशियाहले सिंहासन आरोहण गरेको तेह्रौं वर्षमा यस्तो शुरू भयो।

3 योशियाहको छोरा यहोयाकीम यहदाका राजा हुदाँ पनि परमप्रभुको वचन यर्मियालाई आयो। यहदाका राजा सिद्कियाहको राज्यकालको एघारौंको वर्षको पाँचौं महीना सम्म यर्मियाकहाँ परमप्रभुको वचन आइरह्यो। यहोयाकीम योशियाहको छोरो थिए। सिद्कियाह पनि योशियाको छोरो थिए। त्यस समयमा यरूशलेममा बस्ने मानिसहरूलाई निवासन गराइयो।

परमेश्वरले यर्मियालाई बोलाउनु हुन्छ

4 परमप्रभुको यो सन्देश मकहाँ आयो:

5 “मैले तिमीलाई तिम्रो आमाको गर्भमा
गर्भधारण गर्नुभन्दा अधिबाटै चिन्थे।
तिमी जन्मनु अघिने, म तिमीलाई जान्दथे।
मैले तिमीलाई जाति-जातिहरूमा
विशेष काम गराउनु अगमवत्ताको लागि रोजे।”

6 तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोलनु म जान्दिन। म एउटा बालक बाहेक केही होइन।”

7 तर परमप्रभुले मलाई भन्नुभयो,

“त्यसो नभन, ‘म खाली एउटा बालक हँ।’
तिमी चारैतिर जाने पर्छ, जहाँ म तिमीलाई पठाउँछु।
तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु।

8 कसैसित नडराऊ।
म तिमीसित छु, अनि म तिमीलाई उद्धार गर्नेछु।”
यो सन्देश परमप्रभुबाट आएको हो।

9 तब परमप्रभुले आफ्ना हातहरू तन्काए मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो,

“यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु।
10 आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिदिछु।
तिनीहरूलाई उखेल्न, भत्काउन,
नाश पार्ने र भताभुङ्ग पार्ने, बनाउन
र स्थापित गर्ने तिम्रो जिम्मा छ।”

दुइ दृश्यहरू

11 परमप्रभुको सन्देश मकहाँ आयो। यो सन्देश परमप्रभुबाट नै आएको थियो: “यर्मिया, तिमीले के देख्यौं?”
मैले परमप्रभुलाई भने, “म हाडे बढामको काठबाट बनिएको एउटा लठी देख्छु।”

12 परमप्रभुले मलाई भन्नुभयो, “तिमीले ठीकै देख्यौं। मेरो सन्देशलाई म नियालि रहेछ अनि म यो गर्नेछु।”

13 परमप्रभुको सन्देश मकहाँ फेरि आयो। परमप्रभुको सन्देश यस्तो थियो “यर्मिया, तिमीले के देख्यौं?”

मैले परमप्रभुलाई भने, “मैले उम्लिरहेको एउटा भाँडामा पानी देखे। त्यो भाँडा उत्तर पट्टि दल्किरहेको छ।”

14 परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ।
त्यो यस देशमा बस्ने सम्पूर्ण मानिसहरूमाथि घट्नेछ।

15 म चौडै उत्तर राज्यहरूका सम्पूर्ण मानिसहरूलाई बोलाउनेछु।”
परमप्रभुले ती कुराहरू भन्नुभयो।

“ती राज्यहरूका राजाहरू आउनेछन्
अनि यरूशलेमको प्रवेशद्वारको छेउमा आफ्ना सिंहासनहरू बसाउनेछन्।

तिनीहरूले यरूशलेम शहरका पर्खालहरूमाथि आक्रमण गर्नेछन्।

तिनीहरूले यहदाका सबै शहरहरूमाथि आक्रमण गर्ने छन्।

16 अनि म मेरा मानिसहरूका विरुद्ध न्यायको उद्घोषणा गर्नेछु।

म यसो गर्ने नै छु किनभने तिनीहरू दुष्ट मानिसहरू हुन्।

तिनीहरू मेरो विरोधी भएका छन्। मेरा मानिसहरूले मलाई छाडे।

तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए। तिनीहरूले आफ्नै हातले बनाएका मूर्तिहरूलाई दण्डवत् गरे।

- 17 “यर्मिया तिमि चाहिं, तैयार हौ उठ
र मानिसहरूलाई भन।
मैले दिएको प्रत्येक आदेश
तिनीहरूलाई भन।
मानिसहरूसित नडाराऊ,
नत्र म तिमीलाई भयभीत पार्नेछु।
- 18 आज म तिमीलाई फलामको खम्बा झैं
अनि काँसाको पर्खाल झैं बलियो
र दृढ शहर बनाउनेछु।
यहदाको राज्यमा राजाहरू, नेताहरू, पूजाहारीहरू
र सर्वसाधारण मानिस प्रत्येकको सामुन्ने
तिमी उभिन सक्नेछौ।
- 19 ती सबै मानिसहरू तिम्नो विरुद्धमा लड्नेछन्
तर तिनीहरूले तिमीलाई पराजित गराउने छैनन्।
किन? किनभने म तिमीसँग छु,
अनि म तिमीलाई बचाउने छु।”
यो सन्देश परमेश्वरबाट आएको हो।

2

- यहदा विश्वासी थिएन
1 परमेश्वरको यो सन्देश मकहाँ आयो:
2 “जाऊ अनि यरूशलेमका मानिसहरूलाई यो सन्देश भन:
- “ जब तिमीहरू युवा अवस्थामा थियौ,
त्यस बेला तिमीहरूको म प्रति
विश्वास अनि एउटी बेहुलीको झैं म प्रतिको माया मलाई सम्झना छ।
तिमीहरूले मलाई मरुभूमि भरि र बीऊ छैनलाई नजोतिएको जमीन भरि पछ्यायौ।
3 इस्राएलका मानिसहरू परमेश्वरका निम्ति पवित्र उपहार थिए।
तिनीहरू परमेश्वरले बटुल्नु भएको प्रथम फल थिए।
अनि ज-जसले तिनीहरूलाई नोकसाम पुर्याए
उनीहरूलाई दोषी साबित गरियो अनि तिनीहरूमाथि कष्ट आइपर्यो। ”
यो सन्देश परमेश्वरबाट आएको थियो।
- 4 हे याक्बका घरानाहरू हो, परमप्रभुको सन्देशमा कान थाप।
हे इस्राएलका सबै परिवार समूहहरू हो, परमप्रभुको सन्देश सुन।
- 5 परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो:
“तिम्नो पिता-पुर्खाहरूले ममाथि के दोष पाए
ताकि तिनीहरूले मलाई छाडिदिए?
तिम्नो पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे
अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए।
- 6 तिम्नो पिता-पुर्खाहरूले भनेनन्,
‘परमप्रभुले हामीलाई मिश्र बाहिर ल्याउनु भयो।
परमप्रभुले हामीलाई अँध्यारो र जङ्गलको बाटो देखि डोर्याउँदै ल्याउनु भयो।
परमप्रभुले हामीलाई सुखा
र उजाड भूमिमा डोर्याउन भयो।
परमप्रभुले हामीलाई अन्धकार
र भयानक जग्गामा जहाँ कुनै मानिस बस्दैन
र जुन ठाउँमा मानिसहरू यात्रा गर्दैनन्। त्यहाँ डोर्याउनु भयो।
तिनीहरूले सोधेनन्, परमप्रभु कहाँ हुनुहुन्छ?’ ”
- 7 परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ,
त्यस्तो ठाउँ जहाँ धेरै असल कुराहरूले परिपूर्ण छ।
मैले त्यसो गरेको कारण तिमीहरूले त्यहाँ उब्जने फल र अन्नहरू खान सक्नेछौ।
तर तिमीहरूले मेरो धर्ती खाली ‘अशुद्ध गर्यौ।’
मैले तिमीहरूलाई त्यो जमीन दिएँ,
तर तिमीहरूले त्यसलाई नराम्रो जग्गा बनायौ।
- 8 “पूजाहारीहरूले सोधेनन्,
‘परमप्रभु कहाँ हुनुहुन्छ?’

मानिसहरू जसले व्यवस्था जान्दछन् मलाई जान्न चाहैनन्।
 इस्राएलका मानिसहरूका शासकहरू मेरो विरुद्ध खडा भए।
 अगमवक्ताहरूले झूटा देवता बालको नाउँमा अगमवाणी गरे।
 तिनीहरूले महत्त्वहीन मूर्तिहरूलाई दण्डवत गरे।”

- 9 परमप्रभु भन्दछन्, “यसकारण म तिमीहरू
 र तिमीहरूका छोरा-नातिहरू विरुद्ध फेरि दोषारोपण गर्नेछु।
- 10 समुद्र तरेर किर्सीमका टापुहरूमा जाऊ।
 कसैलाई केदारको भूमिमा पठाऊ।
 एकदमै होशियारी साथ हेर,
 कसैले त्यस्तो प्रकारको काम कहिले गरेको थियो कि?
- 11 के कुनै जातिले नयाँ देवताहरू पूजन सक्छ भनेर?
 आफ्ना पुराना देवताहरू कहिल्यै पूजन छाडे? अँह।
 अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्।
 तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूजन छाडे,
 महत्त्वहीन मूर्तिहरूलाई पूजन थाले।
- 12 “यस्ता कुराहरू घटता आकाशहरूलाई आघात होस।
 भीषण भयले थर्थरियोस।”
 यो सन्देश परमप्रभुबाट आएको थियो।
- 13 “मेरा मानिसहरूले दुइवटा कुकर्महरू गरे।
 तिनीहरू म देखि टाडिए म जीवित पानीको श्रोत हुँ
 अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्।
 तिनीहरू अन्य देवताहरू प्रति फर्किए।
 तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन।
- 14 “के इस्राएलका मानिसहरू कमारो भए?
 के तिनीहरू त्यस्ता मानिस जस्तो भए जो दास भएर जन्मेको थियो?
 किन मानिसहरूले इस्राएलका मानिसहरूबाट धन-सम्पत्ति लान्छन्?”
- 15 इस्राएलका शत्रुहरू इस्राएलमाथि जवान सिंहहरू झैं गर्जन्छन्।
 तिनीहरूले इस्राएल भूमिलाई उजाड पारिदिए।
 तिनीहरूले इस्राएलका शहरहरू जलाइदिए,
 यसर्थ त्यहाँ कोही बस्दैन।
- 16 नोप र तहपन्नेसबाट आएका मानिसहरूले
 तिम्नो शिरको शीर्षभाग चकनाचुर पारिदिए।
- 17 यो समस्या तिम्नो आफ्नै दोषले हो।
 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ठीक बाटोमा डोर्याइरहनु हुँदै थियो,
 तर तिमीहरूले उहाँबाट अर्को पट्टि फर्कियो।
- 18 यहदाका मानिसहरू यस विषयमा सोच
 अब नील नदीबाट पानी पिउन किन मिश्र जान्छौ?
 परात नदीको पानी पिउन किन अश्रू जान्छौ?
- 19 तिमीहरूले नराम्रा कामहरू गर्थौं
 अनि ती नराम्रा कुराहरूले तिमीहरूलाई केवल दण्ड मात्र ल्याउनेछ।
 संकटहरू तिमीकहाँ आउनेछ।
 अनि त्यस संकटले तिमीहरूलाई शिक्षा दिनेछ। यस विषयमा विचार गर।
 तब तिमीहरूले बुझ्नेछौ परमेश्वरबाट कि विमुख हुँदा कति नराम्रो हुँदरहेछ।
 मलाई सम्मान नगर्नु र मबाट नडराऊनु नै गल्ती हो।”
 यो सन्देश मेरो मालिक सेनाहरूका परमेश्वरबाट आएको थियो।
- 20 “हे यहदाका मानिसहरू हो!
 धेरै अधि तिमीहरूले जुवा हटा यौ।
 मैले तिमीहरूलाई जुन डोरीले नियन्त्रण गरेथे त्यो तिमीहरूले छिनायो।
 तिमीहरूले मलाह भन्यौ, ‘म तपाईंको सेवा गर्दिन।’
 तिमी प्रत्येक अल्लो पर्वतमाथि र प्रत्येक हरियो स्खमनि सुत्रे वेश्या झैं हो।
- 21 यहदा, मैले तिमीलाई एक खास दाखको झ्याँगलाई जस्तै रोपेको थियो।
 तिमीहरू सबै नै असल बीऊ जस्तै थियो।
 कसरी तिमी भिन्दै प्रकारको दाखको झ्याँग भयो
 जसले नराम्रो फल फलाउँदछ?
- 22 तिमीले आफ्नो शरीर धेरै साबुनहरू दलेर
 खारयुक्त पानीले नुहाए पनि,
 अझ म तिम्नो अपराधहरूको दाग देख्न सक्छु।”
 यो सन्देश मेरा मालिक परमप्रभुबाट आँउछ।

23 “हे यहदाका मानिसहरू हो!

तिमीहरूले कसरी मलाई भन्न सक्छौं,
‘म मैला छैन, मैले बाल मूर्तिहरू पूजेको छैन।’

तिमीहरूको कर्महरूलाई बेसीमा हेर।

तिमीहरूले जे गरेका छौं त्यो स्वीकार गर।

तिमीहरू यता र उता दूगुर्ने फूर्ति ऊँठहरू जस्ता छौं।

24 तिमीहरू निर्जन स्थानमा बस्ने जङ्गली गधा जस्तौं छौं।

काम-वासनाको समयमा त्यसले हावाबाट गन्ध लिन्छे।

त्यो त्यति कामातुर रहन्छे कि उसलाई फर्काउनु कसैले सक्तैन।

काम-वासनाले उन्मत्त भएको समयमा उसलाई खोज्ने

प्रत्येक बन-गधेनीले सजिलै भेट्न सक्छ।

25 खुट्टाहरू नाङ्गो नहुञ्जेल

अनि घाँटी नसुकुञ्जेल दौडिन छोड।

तर तिमीहरू भन्छौं,

‘आशा छैन कारण मैले अन्य देवताहरूलाई प्रेम गरेको छु

अनि म तिनीहरूकै अनुसरण गर्नेछु।’

26 “जसरी चोर पक्का पर्दा लज्जित हुन्छ

त्यसरी नै इस्राएलका धराना लज्जित भए।

तिनीहरूका राजाहरू र शासकहरू, पूजाहारीहरू

र अगमवक्ताहरू लज्जित हुनेछन्।

27 ती मानिसहरूले काठका टुक्राहरूसँग बात मार्छन

अनि भन्छन, ‘तिमी मेरा पिता हो।’

ती मानिसहरू ढुङ्गासँग कुरा गर्छन्

अनि भन्छन्, ‘तिमीले मलाई जन्म दियौं।’

तिनीहरू आफ्नो ढाड मपट्टि फर्काउछन्,

तर अनुहार चाँहि होइन।

तर जब तिनीहरू अष्टेरामा पर्छन,

तिनीहरू मलाई भन्छन्,

‘आऊ अनि हामीलाई बचाऊ।’

28 ती मूर्तिहरू आऊन् र तिमीहरूलाई बचाऊन।

ती मूर्तिहरू जो तिमीहरू आफैले बनाएका छौ कहाँ छन?

कतै आवश्यक परेको समयमा तिमीहरूलाई बचाँउछन कि?

यहदा तिमीसित जति शहरहरू छन् त्यति नै मूर्तिहरू पनि छन।

29 “तिमीहरू सबै मसित किन वहश गर्छौं?

तिमीहरू सबैले मसित विद्रोह गर्छौं?”

परमेश्वरबाट आएको वचन यही हो।

30 “मैले तिमीहरूका नानीहरूलाई दण्ड दिएँ।

तर त्यो वेकार भयो

कारण तिनीहरूले त्यो ग्रहण गरेनन्।

जो अगमवक्ताहरू तिमीहरूकहाँ आएका थिए

तिनीहरूलाई तिमीहरूले तरवारले काट्यौ।

संहार गर्ने सिंहले झैं तिमीहरूले अगमवक्ताहरूलाई मार्यौं।”

31 यस पुस्ताका मानिसहरू,

परमप्रभुको सन्देश तर्फ ध्यान देऊ।

“के म इस्राएली मानिसहरूको लागि मरुभूमि जस्तै भएको थिएँ?

के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ?

मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं।

हामी तिमीकहाँ फर्की आउने छैनौं,

परमप्रभु।’

किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्?

32 तरुणीले आफ्ना गर-गहनाहरू भुल्दैनन्।

एउटा दुलहीले आफ्ना वस्त्र भुल्दैन।

तर मेरो मानिसहरूले

मलाई धेरै चोटी भुलेका छन।

33 “हे यहदा! झटा देवताहरूको माया कसरी खोज्नु त्यो तिमी साँच्चै नै जान्दछौ।

वास्तवमा खराब श्रीहरूले तिम्रा तरिकाहरू पनि सिक्छन्।

- 34 तिमीले ती गरीब
र निर्दोष मानिसहरूलाई
तिम्रो घर फोर्दै गरेका भेट्न सकेनौं
तापनि तिम्रो हातमा तिनीहरूको रगत छ।
- 35 तर तिमी अझ भन्छौ, 'म निर्दोष छु।
परमेश्वर मसँग क्रोधित हुनुहुन।'।
यसकारण म तिम्रो न्याय गर्नेछु
कारण तिमी भन्छौ कि 'मैले पाप गरेको छैन।'
- 36 तिमी लक्ष्य सजिलै बाटुलन्छौ!
तिमी अशरू पट्टि फर्क्यौं अनि तिनीहरूले तिमीलाई लज्जित बनाए।
यसकारण, तिमी मिश्रपट्टि फर्क्यौं
अनि तिनीहरूले पनि तिमीलाई लज्जित तुल्याए।
- 37 यसर्थ यो सत्य हो कि तिमीले मिश्र पनि त्याग्ने छौ।
अनि तिमी लज्जाले आफ्ना अनुहार लुकाउनेछौ।
तिमीले भरोसा राखेका देशहरूलाई परमेश्वरले इन्कार गर्न भएको छ,
यसर्थ तिम्रो जीवनमा उन्नतिको लागि
तिनीहरूले तिमीलाई सहयोग गर्न सक्तैनन्।

3

- 1 "यदि एकजना मानिसले आफ्नी पत्नीसित छुटानामा गर्छ र त्यस पत्नीले अर्को मानिससित विवाह गरी भने
के त्यो पहिलो मानिस त्यही स्त्रीसित फेरि सम्बन्ध राख्न आँउछ? अँह,
यदि त्यस स्त्रीकहाँ त्यो पहिलो पुरुष फर्की आए, जमीन नै एकदमै दूषित हुनेछ।
तिमी धेरै प्रेमीहरूसित वेश्या झैं व्यवहार गरिरहेका छौ,
अनि अब तिमी मकहाँ फर्की आउनु चाहन्छौ।"
यो सन्देश परमप्रभुबाट आएको हो।
- 2 "माथि पहाडको चुचुराहरू हेर,
के त्यहाँ कुनै ठाउँ छ जहाँ तिम्रा प्रेमिकाहरूसँग तिमीले प्रेम रचेका छैनौ?
अरबी मरुभूमिमा फिरन्ते झैं
आफ्नो प्रेमीहरूको प्रतीक्षा तिमी बाटोको किनारमा पर्खेका थियौ।
तिमीले भूमि 'दूषित' पायौं।
किनभने तिमीले थुप्रै नराम्रा कामहरू गर्‍यो।
साथै तिमी मप्रति अभक्त भयौ।
- 3 तिमीले पाप गर्‍यो, यसकारण पानी परेन।
त्यहाँ पानी पर्ने समयमा कुनै पानी परेन तर अझ तिमी लज्जित हुन अस्वीकर गर्छौ।
तिम्रो अनुहार हेर्दा एउटा वेश्याको अनुहारमा हेरे जस्तो हुन्छ जो निलज्ज हुन्छे।
तिमी पनि आफूले जे गर्‍यो त्यसको लागि निर्लज्ज छौ।
- 4 तर अहिले तिमीले मलाई पुकारिरहेछौ, 'पिता?'
तिमीले भन्यौ, 'तपाईं मेरो युवावस्था देखिको मित्र हुनुहुन्छ।'
- 5 तिमीले पनि भन्यौ, 'परमेश्वर मसित साथै क्रोधित रहनु हुँदैन।
परमेश्वरको रीस धेरै बेर रहने छैन।'

"यहूदा, तिमीले यी त कुराहरू भन्यौ,
तर तिमीले सके जति दुष्ट कामहरू गर्‍यो।"

दुइ जना नराम्रा दिदी बहिनी, इस्राएल र यहूदा

6 योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, "यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि उ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिएँ।

7 मैले आफैलाई भने, 'उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।' तर मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बाहिनी यहूदाले देखी।

8 इस्राएल अविश्वासी थिए अनि तिनले चाल पाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चाल पाइ कि उसले व्यभिचार पाप गरेकाले मैले उसित छुटानामा गरेँ। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं कर्म गर्नु लागि।

9 यहूदाले आफू वेश्या झैं कर्म गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश 'अशुद्ध' बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी।

10 इस्राएलकी अविश्वासी बहिनी यहूदा मकहाँ मन खोलेर आएन। उसले खुल्ला हृदयले आए की झैं निहूँ गरी।" यो सन्देश परमप्रभुबाट आएको हो।

11 परमप्रभुले मलाई भन्नुभयो, "विश्वासहीन इस्राएल अविश्वासी यहूदा जस्ता खराब छैन।

12 यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर:

"हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।'
यो सन्देश परमप्रभुबाट आएको थियो।

‘तिनीमाथि आँखा तर्न बन्द गर्छु।

म कृपालु छु।’

यो सन्देश परमप्रभुबाट आएका हो:

‘म अब उसो तिमीसित रीस गर्ने छैन।

13 तिमीले आफ्नो खराब कर्म स्वीकार्नु पर्छ।

तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरुद्ध

अपराध गरेका छौ।

प्रत्येक हरियो स्खमनि तिमीले

पराई देवताहरू पज्यौ।

तिमीले मेरो कुरा सुनेका छैनौ।’ ”

यो सन्देश परमप्रभुबाट आएको हो।

14 “हे विश्वासहीन सन्तान हो, मकहाँ फर्की आऊ।” यो सन्देश परमप्रभुबाट आएको हो। “म तिमीहरूका मालिक हुँ। हरेक शहरबाट तिमीहरू मध्ये एकजना र हरेक परिवारबाट दुइजना छान्नेछु अनि तिनीहरूलाई म सियानमा लैजाउनेछु।

15 तिमीहरूका निम्ति मैै जस्तो मन भएको शासकहरू दिनेछु। तिनीहरूले तिमीहरूलाई ज्ञान र समझशक्ति सिकाउनेछन्।

16 त्यस समयमा देशमा तिमीहरूको संख्या बढनेछ।” यो सन्देश परमेश्वरबाट आएको हो।

“त्यस समयमा, परमेश्वरसित भएको करारको सन्दूक विषयमा चर्चा हुने छैन, तिनीहरूले यस विषयमा सोच्ने छैनन्। अथवा सम्झने छैनन् अथवा उम्काउने छैनन्। अनि तिनीहरूले अर्को सन्दूक बनाउने छैनन्।

17 त्यस समयमा तिनीहरूले यरूशलेमलाई ‘परमप्रभुको सिंहासन’ भनी स्वीकार्ने छन्। परमप्रभुको सम्मान दिनलाई सबै राजाहरू यरूशलेममा आउनेछन्। तिनीहरूले आफ्नो अट्टेरी दुष्ट हृदयलाई अब उसो मान्ने छैनन्।

18 ती दिनहरूमा, यहूदाका परिवारहरू इस्राएलका परिवारमा सम्मिलित हुनेछ। तिनीहरू उत्तरमा भएको भूमिबाट सँगै आउनेछन्। तिनीहरू मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको भूमिमा आउनेछन्।”

19-20 यो सन्देश परमप्रभुबाट आएको हो:

“म तिमीहरूलाई आफ्नै नानीहरूलाई झैं व्यवहार गर्नु चाहन्छु।

म तिमीहरूलाई अन्य जातिहरू भन्दा पनि अझ राम्रो भूमि दिनु चाहन्छु।

तिमीहरूले मलाई ‘पिता’ भन्नेछौ

अनि सधैं मेरो अनुसरण गर्नेछौ।

तर तिमीहरू आफ्नो लोग्नेहरूसित अविश्वासी रहेका पत्नी मानिसहरू जस्तै भयो।

हे इस्राएलका परिवार, तिमीहरू म प्रति अविश्वासनीय भएका छौ।”

यो सन्देश परमेश्वरबाट आएको हो।

21 नाडूको डोडाहरूमा तिमीहरूले रोइरहेको सुन्न सक्छौ।

इस्राएलका मानिसहरू दयाको निम्ति रोइरहेछन् र प्रार्थना गरिरहेछन्।

तिनीहरू एकदमै दुष्ट भए।

तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्।

22 “हे विश्वासहीन छोराहरू हो, मकहाँ फर्की आऊ।

तिमीहरूको विश्वासहीनता म हटाइदिनेछु।”

“मानिसहरूले भन्ने पर्छ, ‘हामी तपाईं कहाँ आउँदछौ

तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ।

23 डोडाहरूमाथि मूर्ति पूजन एउटा मूर्खता थियो।

पर्वतमा होहल्ला गर्ने दलहरू सबै गल्ती थिए।

निसन्देह इस्राएलको उद्धार

परमप्रभु परमेश्वरबाट आउँछ।

24 हामीहरू युवास्था देखि नै झटो देवताले

हाम्रा पिता-पुर्खाहरूको सम्पत्ति नष्ट पारिदिए।

तिनीहरूका भेडा, गाई-गोरूका बथानहरू

अनि छोरा छोरीहरू पनि लगीदिए।

25 आफ्नो लाजले हामी डुबौ

अनि हामीलाई अपमानले छोपोस।

किनभने हामीले परमप्रभु हाम्रो परमेश्वरको विरुद्ध पाप गर्यौं।

हाम्रा पिता-पुर्खाहरूले पाप गरे

अनि हाम्रो बाल्यकालबाट अहिले सम्म

हामीले हाम्रा परमप्रभु परमेश्वरको आज्ञा पालन गरेका छैनौ।’ ”

4

1 परमप्रभुले भन्नुभयो,

“हे इस्राएलका मानिसहरू!

यदि तिमीहरू मकहाँ फर्की आउनु चाहन्छौ भने आऊ।

तिमीहरूका मूर्तिहरू मेरो सामनेबाट हटाइदेऊ।
मदेखि नबरालिओ।

2 'यदि परमप्रभु जीवित हुनुहुन्छ,' भनी शपथ खान्छौ
र त्यसलाई सरलता, इमान्दारी अनि धार्मिकतासित पालन गर्छौ भने,
जाति-जातिहरू परमप्रभुको नाउँद्वारा
जाति-जातिहरू आफै धन्य हुनेछन्
अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।"

3 परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो:

"तिम्रा खेतहरू जोत!
कौँदाहरू माझ बीऊहरू नछर।

4 परमप्रभु अधि आफ्नै खतना गर
अनि हृदयको अपवित्रता आफै हटाऊ।
हे यहूदा र यरूशलेमका मानिसहरू हो!
तिमीहरू परिवर्तित भएनौ भने
मेरो क्रोध अग्नि झै फैलिनेछ।
कसैले पनि त्यो आगो नियन्त्रण गर्न सक्ने छैन।
यो तिमीहरूको दुष्टकार्यको
कारण यस्तो हुनेछ।"

उत्तरदेखि महाविपद्

5 "यहूदाका मानिसहरूलाई यो सन्देश देऊ:

यरूशलेम शहरका प्रत्येक मानिसलाई भन:
'राज्यका चारैतिर तुरही फुक।'
चिच्याउँदै कराउँदै भन,
'सँगै आऊ।
सुरक्षाको लागि हामी सबै बलियो शहरहरू तिर भाग्यौ।'

6 सियोन तिर सकेतको झण्डा उठाऊ।
नपर्छ, आफ्नो जीवनको लागि भाग!
यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति
र ठूलो सत्यनाश ल्याउनेछु।"

7 एउटा "सिंह" आफ्नो ओडारबाट बाहिर आएको छ।
जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ।
तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ।
तिम्रा शहरहरू नष्ट पार्नेछ
अनि त्यहाँ कोही पनि बास गर्ने छैन।

8 यसकारण भाङ्ग्रा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ।
किनभने परमप्रभु अझै हामीसित रीसाउनु भएको छ।

9 परमप्रभु भन्नुहुन्छ, "जब यस्ता घटना घट्छ,
राजा अनि उसका अधिकारीहरूको हृदय दुर्बल हुनेछ,
पूजाहारीहरू भयभीत हुन्छन्
अनि अगमवक्तहरू अचम्मित हुनेछन्।"

10 तब मैले भने, "हे परमप्रभु मेरो मालिक! तपाईंले सँच्चै यहूदा र यरूशलेमका मानिसहरूलाई धोका दिनुभयो। तपाईंले भन्नुभएको थियो,
'तिमीहरूले शान्ति पाउनेछौ।' तर तिनीहरूकै घाँटीहरूमा तरवारले हानियो!"

11 त्यस समयमा यहूदा
र यरूशलेमका मानिसहरूलाई सम्झाइनेछ,
"मेरो मानिसहरू विरूद्ध नाङ्गो डाँडाहरूबाट
तातो हावा बहने छ
तर तिनीहरूलाई निफन्न
अथवा सफा पार्नु होइन।

12 यो हावा त्यो भन्दा पनि बलियो हुनेछ
अनि यो मबाट आउँछ।

अब, यहूदाका मानिसहरूका विरूद्ध
म मेरो न्याय घोषणा गर्नेछु।"

13 हेर! शत्रु बादल झै आउँदैछ।
उसको रथ हुरी झै चल्छ,
घोडाहरू चीलहरू भन्दा छिटा छन्।

हामीलाई छिक्कार छ,
हामी नष्ट भयौं।

14 हे यस्शलेमका मानिसहरू!

आफ्नो हृदयबाट पापहरू धोई पखाल
ताकि तिमीहरू बाच्नेछौ
कहिल्ये सम्म आफ्नो दुष्ट्योँइसित अडिकरहनेछौ।

15 दानका सन्देशवाहकको
आवाज सुन।

एप्रैमबाट उसले नराग्रो
खबर घोषणा गर्छ:

16 “जाति-जातिहरूलाई खबर गर।
यस्शलेमभरि मानिसहरूमा यो खबर फैलाऊ।
टाढोबाट घेरा हाल्ने सैन्य आइरहेको छ।
यी शत्रुहरूले यहूदा शहरहरू विरुद्ध लडाईं घोषित गरिरहेका छन्।

17 तिमीहरूले मेरो विरुद्धमा
विद्रोह गरेकाले

खेतालाहरूले खेत सुरक्षित पारे झैं
शत्रुहरूले यस्शलेमलाई घेरेकाछन्!”

यो सन्देश परमेश्वरबाट आएको हो।

18 “तिमीहरूले जुन प्रकारले काम गर्थौं

अनि जुन तरिकाले बसो-बास गर्थौं त्यसले यो विपद निम्त्यायो।
यो तिम्रो लागि सजाय हो।
यो तीक्ष्ण छ र तिम्रो मुटु छुन्छ।”

यर्मियाको विलाप

19 हाय मेरो वेदना, मेरो वेदना!
म मनोव्यथामा छु। हे मेरो हृदय!
मेरो मुटुले मभित्र प्रहार गरिरहेछ।
म चूपचाप बस सक्तिनँ,
किनभने मैले तुरहीले सुनेको छु

अनि तुरहीले, सैन्यलाई युद्ध तर्फ बोलाइरहेछ।

20 ध्वंसपछि ध्वंस नै आउँछ।
सम्पूर्ण भूमि ध्वंस भयो।

हटात मेरा पालहरू पनि ध्वंस भए।
मेरा पर्दाहरू च्यातिए अनि झारिए।

21 परमप्रभु, कहिले सम्म मैले युद्धको झण्डाहरू हेर्नु नै पर्छ?
कहिले सम्म मैले युद्धको तुरहीहरू सुन्ने पर्छ?

22 परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्।
तिनीहरूले मलाई चिन्दैनन्।

तिनीहरू अज्ञानी नानीहरू हुन्।
तिनीहरू बुझ्दैनन्।

तिनीहरू दुष्टाई गर्नुमा सिपालु छन्,
तर तिनीहरू असल काम कसरी गर्नु जान्दैनन्।”

विपत्ति आईरहेछ

23 मैले पृथ्वीमा हेर।
यो खाली थियो; यसमा केही पनि थिएन।

मैले आकाशमा हेर्ने
अनि यसको प्रकाश धीमा भइसकेको थियो।*

24 मैले पर्वतहरूलाई हेर
अनि तिनीहरू कामिरहेका थिए।
सारा पहाडहरू हल्लिरहेका थिए।

25 मैले हेर, तर त्यहाँ कोही पनि थिएन।
अकाशका सारा चरा-चुरुङ्गीहरू उडिसकेका थिए।

26 मैले हेर, अनि मलिलो भूमि मरुभूमि भयो।
त्यस भूमिमा भएका सबै शहरहरू नाश भए।
यो परमप्रभुले नै गर्नुभयो, उहाँको क्रोधको प्रतिफल हो यो।

* 4:23: मैले पृथ्वीमा ... थियो यर्मियाले पृथ्वीमा मामिस राख्नु भन्दा पहिलेको समयसित आफ्नो देशको तुलना गरिरहेका छन्।

- 27 परमप्रभुले यी कुराहरू भन्नुभयो
“सारा देश नै नष्ट हुनेछ।
तर म पूर्ण रूपले यो भूमिलाई ध्वंस गर्ने छैन।
- 28 त्यसै कारण त्यो भूमि स्नेह
अनि माथि आकाश कालो हुनेछ।
म बोलेँ अनि परिवर्तन हुने छैन।
मैले निर्णय लिएँ अनि मेरो मन बदलिने छैन।”
- 29 प्रत्येक शहरले घोडसवारी
र धनुर्धारीहरूको आवाज सुन्नेछ
अनि भाग्नेछ! केही मानिसहरू
पोथ्राहरूमा लुक्नेछन्,
कतिपय मानिसहरू
चट्टानहरूमाथि चढ्नेछन्।
प्रत्येक शहर शून्य हुनेछ।
त्यहाँ कोही पनि बस्ने छैन।
- 30 यहूदा तिमी ध्वंस भएकाछौ,
यसकारण अहिले तिमी के गरिरहेका छौ?
तिमी किन तिम्नो सब भन्दा राम्रो
रातो वस्त्र लगाइरहेका छौ?
किन तिमी तिम्नो सुनका गरगहनाहरू लगाई रहेछौ?
तिमी किन आफैलाई सुन्दर पारिरहेकाछौ?
खाली यो समयको बर्बादी हो।
तिम्नो प्रेमीहरूले तिमीलाई घृणा गर्छन्।
तिनीहरू तिम्नो ज्ञान लिनु खोज्दैछन्।
- 31 एउटी स्त्रीलाई प्रसूती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु।
पहिलो पल्ट प्रसूती पीडामा परेकी स्त्रीको आवाज झैं थियो।
त्यो सियोनकी छोरीले हावाको लागि कष्ट्वास फेर्दै
र मुद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो।
“हाय! म बेहोश हुनु लागेकि छु
अनि हत्याराहरू मेरा वरिपरि छन्।”

5

यहूदाका मानिसहरूका दुष्टता

- 1 परमप्रभु भन्नुहुन्छ, “यस-शलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो इमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यस-शलेमलाई माफ गर्नेछु।
2 मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमेश्वर जीवित हुनुहुन्छ।’ तर तिनीहरू झूटा शपथ खान्छन्।”
- 3 हे परमप्रभु! म जान्दछु कि तपाईंप्रति मानिसहरू
निष्ठवान् भएको चाहनु हुन्छ।
तपाईंले यहूदाका मानिसहरूलाई हिकाउनु भयो
तर तिनीहरूले अनुभव गरेनन्।
तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो,
तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन्
तिनीहरू सधैं हठी थिए।
तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।
- 4 तर मैले परमप्रभुलाई भनें,
“यिनीहरू गरीबहरू मात्र छन्।
तिनीहरू मूर्ख छन्। तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन्
अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।
- 5 यसकारण म यहूदाका अग्रजहरूकहाँ जानेछु
र तिनीहरूसँग कुरा गर्नेछु
कारण परमप्रभुले देखाउनु भएको बाटो तिनीहरूले चिन्दछन्
आफ्नो परमप्रभुको व्यवस्था बुझ्दछन्।”
तर तिनीहरू सबैले परमप्रभुको सेवाबाट
अलग रहन एक भएका थिए।
- 6 तिनीहरू परमेश्वरको विरुद्ध उठे।
यसकारण जड्गलबाट आएका सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ,

मरुभूमिबाट आएका ब्वाँसोले तिनीहरूलाई मार्नेछ।
 एउटा चितुवा तिनीहरूकै शहरहरूमा लुकेकोछ।
 त्यस चितुवाले शहरबाट बाहिरा जो आउँछ त्यसलाई टुक्रा-टुक्रा पार्नेछ।
 तिनीहरूको भाग्य यस्तै हुनेछ कारण तिनीहरूले घरिघरि पाप गरे अनि धेरै पल्ट परमप्रभुबाट टाढा गए।

7 परमेश्वरले भन्नुभयो, “यहूदा, मैले तिमीलाई क्षमा गर्नु पर्ने एउटा सही कारण भन।

तिम्रा छोरा-छोरीहरूले मलाई परित्याग गरे।

तिनीहरूले मूर्तिहरूका कसम खाए जो साँचो देवताहरू होइनन्।

मैले तिनीहरूले इच्छा गरेको प्रत्येक चीज दिएँ।

तर तिनीहरू मेरा विश्वासघाती भए।

तिनीहरू भीडको साथ वेश्याहरूकहाँ भेला भए।

8 तिनीहरू पोसिएका खूब र घोडाहरू काम-वासनाले मस्त भएका जस्तै छन्।

तैपनि तिनीहरूले आफ्नै छिमेकीका पत्नीहरूलाई डाकदैछन्।

9 यी कर्महरूको लागि के म

सजाय नदिऊँ?”

यो सन्देश परमप्रभुबाट आएको हो।

“हो! म त्यस्ता जातिहरूलाई सजाय दिनेछु।

10 “यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ,

दाखका काटा। (तर सम्पूर्ण प्रकारले नष्ट नगर।)

तिनीहरूका सबै हाँगाहरू काटी फाल। किनभने ती हाँगाहरू परमप्रभुको सम्पत्ति होइनन्।

11 इस्राएलका परिवारहरू

अनि यहूदा सम्पूर्णरूपले म प्रति अविश्वासी भए।”

यो सन्देश परमप्रभुबाट आएको हो।

12 “तर तिनीहरूले परमप्रभुलाई अस्वीकार गरे,

तिनीहरूले विषयमा भने,

‘परमप्रभुले हामीलाई केही गर्नु हुने छैन।

कुनै नराप्ति घटना घटने छैन।

हामीले युद्ध देख्नु पर्ने हामी भोकै बस्नु पर्नेछ।’

13 झूटा अगमवक्ताहरू सुखखा हावा मात्र हुन्।

परमेश्वरको वचन तिनीहरूमा छैन।

तिनीहरूमाथि यही हुनेछ।”

14 परमप्रभु सेनाहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो

“ती मानिसहरूले भने म तिनीहरूलाई दण्ड दिने छैन तिनीहरूलाई।

यसकारण यर्मिया, मैले तिमीलाई दिएका वचनहरू आगो जस्तै हुनेछन्,

अनि ती मानिसहरू दाउटा जस्तै हुने छन्।

त्यो आगोले तिनीहरूलाई पूर्ण रूपले भस्म पार्नेछ।”

15 हे इस्राएलको घराना हो! यो सन्देश परमप्रभुबाट आएको हो,

“म तिमीहरूमाथि आक्रमण गराउनु एउटा जाति धेरै टाढाबाट ल्याउँदैछु।

यो एउटा सामर्थी जाति हो।

यो एउटा प्राचीन जाति हो।

त्यसको भाषा तिमीहरूले जान्दैनौ।

तिनीहरूले के भन्छन् त्यो तिमीहरू बुझ्दैनौ।

16 तिनीहरूका काँड राख्ने तरकस खुल्ला चिहान जस्तो छ।

तिनीहरू सबै शक्तिशाली योद्धाहरू हुन्।

17 तिनीहरूले तिमीहरूका सबै अन्नहरू

र खाद्य जिनिसहरू खाइदिनेछन्।

तिनीहरूले तिमीहरूका सबै छोरा-छोरीहरू ध्वंस पार्नेछन्।

तिनीहरूले तिमीहरूका भेडाको बथान र गाईका बथानहरू

अनि दाखका बोटहरू र नेभाराहरू खाइदिनेछन्।

तिनीहरूले तिमीहरूका पक्का शहरहरू

जसमा तिमीहरू भरोसा गर्थ्यौ तलवारले ध्वंस पार्नेछन्।”

18 यो सन्देश परमप्रभुबाट आएको हो, “जब ती संकटका दिनहरू तिमीहरूमाथि आइपर्नेछ, म सम्पूर्ण रूपले ध्वंस पार्नेछैन।

19 यहूदाका मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘यर्मिया, परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि त्यस्तो हानीकारक कार्यहरू किन गर्ने?’ तिमीले तिनीहरूलाई उत्तर देऊ, ‘किनभने तिमीहरूले उहाँलाई त्यागेका छौ। तिमीहरूले आफ्नै भूमिमा विदेशी मूर्तिहरूका सेवा गर्थौ यसकारण, त्यो भूमिमा जुन तिम्रो होइन त्यसमा विदेशीहरूलाई अब सेवा पुरयाउनेछौ।’ ”

20 परमप्रभुले भन्नुभयो, “यो सन्देश याकुबका परिवारहरूलाई देऊ,

यो सन्देश यहूदाका राज्यमा फैलाऊ

- 21 यो सन्देश सुनु,
 'तिमी मुखं मानिसहरूसँग चेत नै छैन,
 तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ।
 तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।' ”
- 22 परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ?
 तिमीहरू मेरो अधि डरले काम्दैनौ? अँह।
 त्यो म नै हूँ जसले सागरको लागि सीमाना झैं तट बनाएँ।
 सागरले बालुवा ननागोस भनी मैले यो एउटा स्थायी नियम बनाएँ।
 सागरमा छालहरू उठेर आउँछन्
 तर तिनीहरूले नष्ट पार्न सक्तैनन्।
 छालहरू गर्जन्छन् तर तट नाम नसक्तैनन्।
- 23 यी मानिसहरू अठेरा र विद्रोही छन्।
 तिनीहरूले मसित विद्रोह गरे
 अनि मलाई छोडिदिए।
- 24 तर तिनीहरूले कहिल्यै भनेनन्,
 'आऊ, हामी हाम्रा परमप्रभु परमेश्वरको डर बोकी
 अनि उहाँको सम्मान गरौ। उहाँले वाली उठाउने समय निर्धारण गरिदित् हुन्छ।
 उहाँले हामीलाई शरद ऋतु र वसन्तको वर्षा ठीक समयमा दिनुहुन्छ।’
- 25 हे यहूदाका मानिसहरू हो! तिमीहरूले खराब काम गर्थौ र यही कारणले वर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन।
 तिम्रो पापहरूले तिमीलाई असल वस्तुहरूको आनन्दमय भोगबाट वञ्चित गरायो।
- 26 मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्।
 जो पासो थाप्छन्
 र चराको शिकार गर्नेहरू झैं लक्छन्।
 तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन्।
- 27 चराहरूले भरिएको पिँजडा जस्तै
 दुष्ट मानिसहरूका घरहरू झ्टा कुराहरूले भरिएको हुन्छ।
 तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो।
 28 तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्।
 तिनीहरूको दुष्ट्याईले सीमा नाधिसकेकोछ।
 तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्।
 तिनीहरू गरीबहरूको पक्षमा
 निष्पक्ष न्याय गर्दैनन्।
- 29 के मैले ती यहूदाका मानिसहरूलाई
 तिनीहरूका दुष्टाईका निम्ति दण्ड नदिनु?”
 यो सन्देश परमेश्वरबाट आएको हो।
 “के म यस्तो जातिको विरुद्ध प्रतिकार खोज्दै नखोजौ?”
- 30 “परमप्रभु भन्नुहुन्छ, डरलाग्दो र भयानक
 एउटा घटना यस देशमा घट्यो।
- 31 अगमवक्ताहरूले झटो अगमवाणी दिन्छन्।
 पूजाहारीहरूले आफू खुशी शासन गर्छन्
 अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्।
 जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?

6

- शत्रुले यरूशलेम घेर्दछ
 1 “हे बिन्यामिनी हो! आफ्नो सुरक्षाको लागि भाग।
 यरूशलेमको शहरदेखि भाग।
 तको शहरमा युद्धको तुरही फुक
 बेथक्के-नेमको शहरमा चेताउनीको झण्डा उठाऊ।
 ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ।
 डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।
- 2 सियोनकी छोरी!
 तिमी हरियो मैदान जस्तै सुन्दरी छौ।
- 3 गोठालाहरू यरूशलेमा
 भेडाका बथानहरू लिएर आउँदछन्,
 तिनीहरूले आफ्नो पालहरू यसको वरिपरि बनाउँछन्
 प्रत्येक गोठालोले आफ्ना भेडा बथानको हेरचाह गर्छन्।

- 4 “यस्शलेमको विरुद्ध युद्ध गर्न तैयार हौ।
उठ! मध्य-दिनमा हामी शहर आक्रमण गर्नेछौं।
तर अति ढिलो भइसकेको छ।
सौँझको छाँयाहरू फैलिनेहेका छन्।
5 यसकारण उठ! हामी राती शहर आक्रमण गर्नेछौं।
आऊ, यस्शलेमको पक्का महलहरू ध्वंस पारौं।”
- 6 यही रीतले सेनाहरूका परमप्रभु भन्नुहुन्छ
“रूखहरू काट र त्यही रूखहरूले यस्शलेमको वरिपरि
छेकने घेराहरू बनाऊ।
अत्याचार बाहेक त्यस शहरमा केही छैन।
यसलाई सजाय भोगाउने पर्छ।
7 एउटा कुवाले आफ्नो पानी ताजा राख्छ।
त्यस्तै प्रकारले, यस्शलेमले आफ्नो दुष्टता ताजा राख्छ।
सधैँ शहरमा देगा र ध्वंशको विषयमा सुन्छु।
म सधैँ यस्शलेममा विराम चोटहरू देख्छु।
8 चेताउनी तर्फ ध्यान देऊ, यस्शलेम।
यदि तिमीहरूले सुनेनौ भने म तिमीहरूपट्टि पिठ्ठु फर्काउनेछु।
म तिम्रो भूमि रित्तो मरुभूमि जस्तै पारिदिने छु।
कोही पनि त्यहाँ बग्ग योग्य हुनेछैन।”
- 9 यही प्रकारले सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
“खेतमा दाख बटुले झैं इस्राएलमा बाकी रहेका मानिसहरू भेला गर।
दाखहरू टिप्नेले झैं दाखको बोटहरू फेरि नियाल।”
- 10 म कोसित बोल्नु?
मैले कसलाई चेताउनी दिनु?
कसले मेरो कुरा सुन्छ?
इस्राएलका मानिसहरूले आफ्ना कानहरू थुनेका छन्।
यसकारण तिनीहरूले मेरो चेताउनी सुन्दैनन्।
परमप्रभुको वचन तिनीहरूका निमित्त शरमपूर्ण हुन्छ।
तिनीहरू उहाँका कुरा सुन्नु चाहँदैनन्।
11 यसकारण म परमप्रभुको क्रोधले भरिएको छु।
म त्यसलाई लिएर थाकिसकेको छु।
“परमप्रभुको क्रोध गल्लीहरूमा खेल्नेहेका नानीहरूमाथि पोखाऊ।
जवानहरूमाथि परमेश्वरको क्रोध खनाऊ।
लोग्ने-स्वाप्ती एकै साथ सबै पक्राऊ पर्नेछन्।
सबै बढा-पाकाहरू पक्राउ पर्नेछन्।
12 तिनीहरूका घरहरू अन्य मानिसहरूलाई दिइनेछ।
तिनीहरूका खेतहरू र पत्रीहरू अन्य मानिसहरूलाई दिइनेछ।
म यस भूमिका मानिसहरूमाथि मेरो हात उठाउनेछु।”
यो सन्देश परमेश्वरबाट आएको हो।
- 13 “इस्राएलका सबै मानिसहरू लोभी छन्।
माथिल्लो तहदेखि तल्लो तहसम्मका इस्राएली मानिसहरू घुसको लागि मरिभेटछन्।
अनि अगमवक्ता देखिलिएर पूजाहारीहरूसम्म झुटो बोल्छन्।
14 अगमवक्ताहरू र पूजाहारीहरूले तिनीहरूका घाउहरूमा मलमपट्टी गर्नु पर्छ।
तर तिनीहरूले ती घाऊहरूलाई कोट्याको जस्तो मात्र ठाने।
तिनीहरू भन्छन्, “प्रत्येक कुरो ठीक छ
अनि प्रत्येक जगामा शान्ति छ,” जब कि त्यहाँ शान्ति छैन।
15 पूजाहारीहरू र अगमवक्ताहरू आफूले गरेका नरात्रा कुराहरूले लज्जित हुनु पर्ने।
तर तिनीहरू एकदमै लज्जित छैनन्।
तिनीहरू कसरी लज्जित हुनु पर्ने जान्दैनन्।
यसकारण तिनीहरू अस्सितै दण्डित हुनु पर्छ।
जब म मानिसहरूलाई सजाय दिन्छु तिनीहरू भूईँमा फर्काउनु पर्छ।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।
- 16 परमेश्वरले ती कुराहरू भन्नुभयो,
“दोबाटोमा उभ अनि हेर।
सोध पुरानो बाटो कहाँ छ।
सोध कहाँ असल बाटो छ, अनि त्यो बाटोमा हिँड।
यदि तिमीले त्यसो गर्दौ, तिमी स्वयंले विश्राम पाउनेछौ।

- तर तिमीहरूले भन्यौ,
‘हामी असल बाटोमा हिंडने छैनौ।’
- 17 तिमीहरूमाथि निगाह राख्न मैले एकजना चौकीदार रोजेको छु।
मैले तिनीहरूलाई बताएँ, ‘युद्धको तुरहीको आवाज सुन।’
तर तिनीहरूले भने, ‘हामी सुन्ने छैनौ।’
- 18 यसर्थ, सारा जाति-जातिहरू, सुन!
तिनीहरूको साक्षी-प्रमाण विषयमा ध्यान देऊ।
- 19 हे पृथ्वीका मानिसहरू हो! यसमा ध्यान देऊ!
यहूदाका मानिसहरूको लागि म ध्वंस ल्याइरहेको छु
किनभने तिनीहरूले नराप्रो कर्मका निम्ति योजना बनाएका छन्
अनि तिनीहरूले मेरो सन्देशहरूलाई ध्यान दिएनन्
अनि मेरा शिक्षाहरू अस्वीकार गरे।”
- 20 परमप्रभु भन्नुहुन्छ, “किन मेरो लागि शबाको देशबाट सुगन्धित धूपहरू ल्यायौ?
किन तिमीहरूले सुगन्धित मेरो निम्ति सुदूर देशबाट बेंत ल्यायौ?
तिमीहरूले गरेका बलिहरूले मलाई खुशी बनाउँदैन।
तिम्रो बलिदानहरूले मलाई सन्तुष्ट पार्दैन।”
- 21 यसकारण, त परमप्रभु यसो भन्नुहुन्छ,
“म यहूदाका मानिसहरूलाई समस्याहरू दिनेछु।
तिनीहरू दुःखग्राहक जस्तो हुनेछन् जसले मानिसहरूलाई पतन गराउनेछ।
बाबु छोराहरू तिनीहरूमाथि टोकिने छन्,
मित्रहरू र छिमेकीहरू मर्नेछन्।”
- 22 परमप्रभु यसो भन्नुहुन्छ,
“हेर, सेना उत्तरबाट आइरहेछ।
धेरै टाढा-टाढा ठाउँहरूबाट एउटा महान जाति पृथ्वीमा आइरहेछ।
- 23 सेनाहरूले तिनीहरूसित धनु काँड र भालाहरू ल्याउँछन्।
तिनीहरू निष्ठुर छन्।
तिनीहरूमा दया छैन।
तिनीहरूका घोडाहरूको आवाज जस्तै छ।
हे सियोनकी छोरी! यी सेनाहरू युद्धका निम्ति तत्पर छन्
र तिमीमाथि आक्रमण गर्नु आइरहेका छन्।”
- 24 हामीले ती सेनाहरूको बारेमा सुनेका छौं।
हाम्रा हातहरू भयले दुर्बल भएका छन्।
प्रसूती वेदनामा परेकी स्त्रीलाई जस्तै
हामीलाई दुःख र पीडाले घेरेको छ।
- 25 खेतमा नजाऊ।
सडकतिर नआऊ
किनभने शत्रुहरूसित तरवारहरू छन्
अनि जहाँ-तहाँ विपद छ।
- 26 मेरा मानिसहरू हो!
दुःख प्रकट गर्ने पोषाक लगाऊ,
अनि खरानीमाथि लडी-बडी गर।
यस्तो प्रकारले विलाप गर
कि मानौं तिम्रो भएको एउटै मात्र बालक मरेको छ,
किनभने विनाश अतिशीघ्र हामीमाथि आउनेछ।
- 27 “यर्मिया, मैले तिमीलाई
मेरा मानिसहरू माझ कसी लाउने मानिस बनाएँ।
तिनीहरूलाई परीक्षा गर्नेछौं
र तिनीहरूको जीवन विषयमा चाल पाउनेछौं।
- 28 तिनीहरू सबै विद्रोही हुन
र चारैतिर असन्तुष्टी मच्चाइरहेका छन्।
तिनीहरू सबै काँसा
र फलाम जस्तै छन्
तिनीहरू विनाशकहरू हुन।
- 29 खँलातिले आगो तेज पार्छ र अशुद्धी हटाउँछ
तर मेरा मानिसहरूलाई केही गर्नु सकिदैन
कारण तिनीहरूबाट खराबी हटाउनु सकिदैन।

30 तिनीहरूलाई 'खोटो चाँदी' भनिनेछ।

तिनीहरूलाई त्यो नाउं दिइने छ किनभने परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नु भयो।”

7

मन्दिरमा दिएको यर्मियाहको उपदेश

1 यो यर्मियालाई परमप्रभुको सन्देश हो:

2 “यर्मिया, परमेश्वरको मन्दिरको प्रवेश द्वारमा उभा। यो सन्देश प्रवेश द्वारमा प्रचार गर:

“ हे यह्दाका मानिसहरू! परमप्रभुको वचन सुन। परमप्रभुको पूजा गर्न जो पनि यी फाटकहरूबाट आउँछ; यो वचन सुन,

3 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले यही भन्नुहुन्छ, “तिमीहरू आफ्नो जीवन शैली परिवर्तन गर अनि राम्रा कर्महरू गर। म तिमीहरूलाई यस भूमिमा बस् दिनेछु।”

4 कतिपय मानिसहरूले झट्टो कुराहरू गर्छन त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”

5 यदि तिमीहरूले आफ्ना जीवन परिवर्तन गरेर असल कर्महरू गर्थौं भने, म तिमीहरूलाई यस ठाउँमा बस् दिनेछु। तिमीहरू परस्परमा इमान्दार हुन पर्छ।

6 तिमीहरू परदेशीहरूसँग इमान्दार हुनु पर्छ। तिमीहरूले विधवाहरू एवं दुहरा-दुहरीहरूसित ठीक कुराहरू गर्न पर्छ। निर्दोष मानिसहरूलाई नमार। अन्य देवताहरूका अनुयायी नबन। किनभने तिनीहरूले तिमीहरूका जीवन नष्ट पारिदिने छन्।

7 यदि तिमीहरूले मेरो आज्ञा-पालन गर्थौं भने, म तिमीहरूलाई यस ठाउँमा बस् दिने छु। म यो भूमि सधैं भरि तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु।

8 “ हेर, तिमीहरू झट्टो कुराहरूमाथि भरोसा गरिरहेका छौं जुन अनर्थका छन्।

9 के तिमी चोरी गर्छौं, हत्या अनि व्यभिचार गर्छौं! के तिमी झट्टो शपथ लिनेछौं? के बाललाई पुज्छौं? तिमीहरूले नजानेका देवताहरू पुज्छौं?

10 यदि तिमीहरूले त्यस्ता पापहरू गर्थौं भने, मेरो समक्ष मेरो घरमा जुन मेरो नाउंले डाकिन्छ त्यहाँ उभिन सक्छौं भनेर सम्झिन्छौं? के तिमीहरू समझ्नुछौं कि मेरो समक्ष उभिएर यस्तो भन्न सक्छौं, “हामी सुरक्षित छौं,” त्यस्ता डरलाग्दा दुष्ट्याई गरिरहनलाई?

11 यो मन्दिर मेरो नाउँद्वारा डाकिन्छ। के यो घर तिमीहरूका लागि डाकाहरू लुक्ने ठाउँ बाहेक केही होइन जस्तो लाग्छ? म तिमीहरूलाई नियाली रहेछु।” यो सन्देश परमप्रभुबाट आएको थियो।

12 “ यह्दाका मानिसहरू शीलो अब शहरमा जाऊ। त्यो ठाउँमा जाऊ जहाँ मैले मेरो नाममा प्रथम घर बनाएँ। इस्राएलका मानिसहरूले पनि पाप कामहरू गरे। जाऊ र त्यहाँ हेर, मैले के गरे किनभने तिनीहरूले पाप कामहरू गरे।

13 किनभने तिमीहरूले यी सब गरयो, परमप्रभु भन्नुहुन्छ, किनभने मैले तिमीहरूलाई तत्काले भने, तर तिमीहरूले ध्यान दिएनौं अनि मैले बोलाएँ तर जवाफ दिएनौं।

14 यसकारण यसशलेममा अवस्थित मेरो नाउँद्वारा बनिएको घर ध्वंस पर्नेछ। म त्यो घरलाई शीलो भत्काएँ झैं ध्वंस पारिदिनेछु। अनि यसशलेममा अवस्थित त्यो घर जुन मेरो नाउँद्वारा डाकिन्छ त्यसमा तिमीहरू भरोसा गर्छौं। मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएँ।

15 म तिमीहरूलाई मेरो नजरबाट जबरजस्ती हटाउनेछ, जसरी मैले तिमीहरूका दाज्यु-भाइहरू, एषैमाका सबै मानिसहरूलाई गरेँ।

16 “सम्मन, यर्मिया यह्दाका मानिसहरूका लागि प्रार्थना नगर। तिनीहरूको निम्ति बिन्ती अथवा प्रार्थना नगर। तिनीहरूका सहायताका निम्ति मलाई अन्तर बिन्ती नगर। म तिमीहरूका निम्ति तिम्रो प्रार्थना सुन्ने छैन।

17 यह्दाका शहरहरू र यसशलेमका गल्लीहरूमा तिनीहरूले के गरिरहेका छन् तिमी देख्न सक्तैनौं?

18 छोटा-छोटीहरूले दाउरा बटुल्छन अनि बाबुहरू आगो सल्काउछन्। स्वर्गकी रानीलाई मिठो रोटी चढाउने श्रीहरू पिठो मुसिरहेका छन्। अरू देवताहरूलाई खुशी पार्न अर्घबलि चढाउन छन् मलाई रीस उठाउन तिनीहरू यस्तो गर्छन।

19 तर म त्यो होइन जसलाई यह्दाका मानिसहरूले चोट पुर्याइरहेका छन्।” यो सन्देश परमेश्वरबाट आएको हो, “तिनीहरू आफैलाई चोट पुर्याका छन्। तिनीहरूले आफैलाई लज्जित तुल्याइरहेका छन्।”

20 यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “म यो ठाउँमा, यहाँका मानिसहरू, पशुहरू, खेतका वृक्षहरू अनि अन्नहरू माथि मेरो रीस पोखाउने छु। मेरो रीस बलिरहेको आगो जस्तै हुनेछ। त्यो कसैले निभाउनु सक्नेछैन।”

परमेश्वरले बलिदानहरू भन्दा वेशी आज्ञाकारिता चाहनु हुन्छ

21 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: “तिमीहरूका बलिदानहरूमा तिमीहरूका होमबलि थप अनि उत्सर्गमा चडाएका मासुहरू खाऊ।

22 मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेखि बाहिर ल्याएँ। मैले तिनीहरूलाई होमबलि चढाउनु अथवा बलि चढाउन भनिन नता केही आज्ञा दिइन।

23 मैले केवल तिनीहरूलाई आज्ञा दिएँ, ‘मेरो आज्ञा पालन गर अनि म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो मानिसहरू हुनेछौं तिमीहरूको हितका निम्ति मेरा सबै आज्ञाहरू पालन गर।’

24 “तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुराको वास्ता गरेनन। तिनीहरू हठी थिए अनि तिनीहरूको दुष्ट हृदयले जे मन परायो त्यही गरे। तिनीहरू अघि बढेनन वरू पछि सरे।

25 तिमीहरूका पिता-पुर्खाहरूले मिश्र छाडेको दिनदेखि आज सम्म मेरा सेवकहरू तिमीहरूकहाँ पठाएँ। मेरा सेवकहरू आगमवक्ताहरू थिए। मैले तिनीहरूलाई दिन दिने पठाएँ।

26 तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरा सुन्दै सुनेनन। तिनीहरू अत्यन्त हठी थिए अनि आफ्ना पिताहरूले भन्दा नीच भन्दा नीच कामहरू गरे।

27 “यर्मिया, तिमीले यह्दाका मानिसहरूलाई ती कुराहरू भन्नेछौं। तर तिनीहरूले तिम्रा कुराहरू सुन्ने नै छैनन। तिमीले तिनीहरूलाई डाक्ने छौं, तर तिनीहरूले जवाफ दिने छैनन।

28 यसकारण तिमीले तिनीहरूलाई यी कुराहरू भन्नेछौं ‘यो यस्तो राज्य हो जहाँ मानिसहरूले परमप्रभु आफ्नो परमेश्वरको आज्ञा पालन गर्दैनन। तिनीहरूले परमेश्वरले भने अनुशासन ग्रहण गरेनन। सत्य सडेको छ, तिनीहरूको ओठबाट यो अलग गरिएको छ।’

हत्याकाण्डको बेसी

29 “यर्मिया, आफ्नो केश काट र त्यसलाई प्याकिदेऊ। पहाडको थुम्कामा चढ र शोक गीत गाऊ। किनभने परमेश्वरले यो वंश जसले उहाँलाई रीस उठायो त्यसलाई अस्वीकार र त्याग गर्नु भएको छ।

30 त्यसै गर किनभने यहदाका मानिसहरूले पाप कामहरू गरिरहेको मैले देखेको छु।” यो सन्देश परमेश्वरबाट आएको हो “तिनीहरूले आफ्नो मूर्तिहरू स्थापित गरेका छन्। अनि म ती मूर्तिहरू घृणा गर्दछु। तिनीहरूले मूर्तिहरू मेरो नाउँद्वारा डाकिने घरमा स्थापित गरे। तिनीहरूले मेरो घर ‘अशुद्ध’ पारे।

31 यहदाका मानिसहरूले बेसीमा भएको उपत्यकामा तोपेतको उच्च स्थानहरू बनाए। ती जग्गाहरूमा मानिसहरूले आफ्ना छोरा छोरीहरूलाई मोरे-तिनीहरूले बलिको रूपमा तिनीहरूलाई जलाए। यस्तो आज्ञा मैले कहिल्यै गरिनेँ। यस्तो कुराहरू मेरो मनभित्र कहिल्यै पसेको थिएन।

32 यसर्थ, म तिमीहरूलाई चेताउनी गर्छु। दिनहरू आइरहेछ, ” यो सन्देश परमेश्वरबाट आएको हो, “जब मानिसहरूले यस ठाउँलाई तोपेत अथवा बेन-हिन्नोनको उपत्यका भनेर डाक्ने छैन। होइन, तिनीहरूले यसलाई हत्याको बेसी भनेर डाक्नेछन्। तिनीहरूले यो नाउँ दिने छन। जब सम्म त्यहाँ एउटा चिहानको लागि मात्र पनि जग्गा रहनेछैन तब सम्म मानिसहरूले लाशहरू तोपेतमा गाड्नेछन्।

33 लाशहरू चरा चुरुङ्गी र जंगली पशुहरूको खाद्य बनिनेछ। त्यहाँ चराहरू र जानवरहरूलाई धपाउनु कोही पनि जीवित रहनेछैन।

34 म यहदाका शहरहरूमा र यरुशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहदा अथवा यरुशलेममा हँस र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”

8

1 यो सन्देश परमेश्वरबाट आएको हो “त्यस बेला मानिसहरूले यहदाका राजाहरू र मुख्य शासकहरूको हड्डीहरू, अगमवक्ताहरू र पूजाहारीहरूका हड्डीहरू र यरुशलेमका समस्त मानिसहरूका हड्डीहरू उनीहरूका चिहानहरूबाट लैजानेछन्।

2 तिनीहरूले सबै हड्डीहरू घाम, जुन र ताराहरू मुनि मैदानमा फिँजाउनेछन्। यरुशलेमका मानिसहरूले घाम, जुन अनि ताराहरूलाई माया गर्थे। तिनीहरूले तिनीहरूलाई सेवा र अनुस्रण गरे। तिनीहरूले तिनीहरूसित परमार्थ गरे अनि तिनीहरूको अधि घुँडा टेकेर पूजा गरे। फेरि कसैले पनि हड्डीहरू बटुल्ने छैन अनि पुर्नै छैन। यही कारणले हड्डीहरू मैदानमा फिँजाएको गाईको गोबर जस्तै हुनेछ।

3 “म यहदाका मानिसहरूलाई आफ्नो घरपरिवार छाड्न बाध्य गराउनेछु। ती मानिसहरूलाई विदेशमा लगिनेछु। यहदाका केही मानिसहरू जो लडाँईमा मरेनन् तिनीहरूले लडाँईमा मरेको भए हुन्थ्यो भन्ने इच्छा गर्नेछन्।” यो परमप्रभुको सन्देश हो।

पाप र दण्ड

4 “यर्मिया, यो यहदाका मानिसहरूलाई भन: ‘परमप्रभु यी कुराहरू भन्नुहुन्छ:

“ तिमी जान्दछौ कि जब एकजना मानिस तल झर्छ

फेरि माथि उठ्छ

यदि एकजना मानिस विग्रन्छ भने,

फेरि सप्रिनेछ।

5 यहदाका मानिसहरूले भूल बाटो समाते।

तर किन यी मानिसहरू निरन्तर गल्ती बाटोमा गईरहेछन्?

तिनीहरू आफ्नै झूटा कुराहरू विश्वास गर्छन्।

तिनीहरू फर्की आउन अस्वीकार गर्छन्।

6 मैले तिनीहरूलाई ‘खुब होशियारीसित हेरेको छु अनि सुनेको छु।

तिनीहरू सही कुरा बोल्दैनन्।

तिनीहरू आफूले गरेको पापमा दुःखी छैनन्

अनि भन्दैनन्, मैले के गरेँ?

यद्द भूमिमा दौडिरहेको घोडाहरू जस्तै तिनीहरू

आफ्नै बाटोमा हिँडिरहेका छन्।

7 आकाशमा उडने चरा-चुरुङ्गीहरूले पनि

आफ्नो ठीक समय जान्दछन्,

अनि सौरस, ढुक्कुर, गौथली कर्पाङ्गा-कुरुङ्गाहरूले

आफ्नो नयाँ घरमा जाने समय जान्दछन्

तर मेरा मानिसहरू जान्दैनन्

परमेश्वरले उनीहरूबाट के चाहनु हुन्छ।

8 “ तिमीहरू भन्दछौ, “हामीसँग परमेश्वरको शिक्षाहरू छन् यसर्थ हामी ज्ञानी छौँ!”

तर यो सत्य होइन, किनभने शाश्वीहरूले आफ्ना कलमलाई झूटो बनाएका छन्।

9 “ज्ञानी मानिसहरूले” परमप्रभुको वचनहरू सुन्न अस्वीकार गरे।

यसकारण तिनीहरू वास्तवमा “ज्ञानी मानिसहरू” होइनन्।

ती “ज्ञानी मानिसहरूलाई” जालमा फसाइएका छन्,

अपमान गराइएका छन् र लज्जित पारिएका छन्।

10 यसकारण, म तिनीहरूका पत्नीहरू अरुहरूलाई दिनेछु।

म तिनीहरूका खेतहरू नयाँ मालिकहरूलाई दिनेछु।

सम्पूर्ण इसाएलका मानिसहरूले घुस लिन्छन्।

सबै मानिसहरू-तल्लो दर्जादेखि माथिल्लो दर्जा सम्मका एउटै व्यवहारका छन्।

तिनीहरू अगमवक्ताहरूदेखि पूजाहारीहरूसम्म सबै कपट व्यवहार गर्छन्।

11 मेरो मानिसहरूका गहिरो घाउहरूलाई

तिनीहरूले केही जस्तो मानेनन्।

तिनीहरू भन्छन्, “यो ठीकै छ, प्रत्येक कुरो नै ठीकै छ।”

- तर वास्तवमा केही पनि ठीक छैन।
 12 तिनीहरू आफ्ना राम्रा कामहरूदेखि लज्जित हुनै पर्छ।
 तर तिनीहरू पटकै लज्जित छैनन्।
 कसरी लज्जित हुनु तिनीहरू जान्दैनन्।
 यसर्थ जब म तिनीहरूलाई सजाय दिनेछु
 तिनीहरू अरु मानिसहरूसितै तल झर्छन्। ”
 परमप्रभु यसो भन्दछन्।
- 13 “परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूका अन्नबलि लैजानेछु।
 तिनीहरूका झ्याडमा एउटै पनि अङ्गुर रहनेछैन,
 नेभाराको बोटमा एउटै पनि फल रहने छैन।
 पातहरू पनि ओइलिनेछन् र सुक्छा हुनेछन्।
 मैले दिएका प्रत्येक वस्तु लैजानेछु। ’ ”
- 14 “किन हामी यहाँ बसिरहेका छौं? ‘आऊ, हामी बलिया शहरहरूमा जाँऊ।
 त्यहाँ हामी मृत्यु वरण गर्ने कारण परमेश्वर
 हाम्रा परमप्रभुले हामीलाई सडनु भनी आदेश दिनु भएकोछ।
 हामीले परमप्रभुको विरुद्ध पाप गरेकाछौं,
 यसकारण परमेश्वरले हामीलाई
 विष मिसाएको पानी पिउनु दिनुभएको छ।
- 15 हामीले व्यर्थमा
 शान्ति पाउने आशा गर्यौं।
 हामीले निको हुने आशा गर्यौं
 तर डर मात्र हात लाग्यो।
- 16 दानबाट शत्रुहरूका घोडाहरूको स्वाँ-स्वाँ आवाज
 हामी सुन्छौं।
 घोडाहरूको हिनहिनाइले सम्पूर्ण जमीन काम्छ।
 यो जमीन र यसमा भएका प्रत्येक वस्तु
 नष्ट पार्न शत्रुहरू आएका छन्।
 तिनीहरू यो शहर यसमा बसो-बास गर्ने सबै मानिसहरू
 ध्वंस पार्न आएका छन्। ”
- 17 “हेर, म तिमीलाई आक्रमण गराउन विषालु साँपहरू पठाउँदछु।
 ती साँपहरूलाई नियन्त्रणमा राख्न सकिदैन।
 तिनीहरूले तिमीलाई डस्नेछन्। ”
 यो सन्देश परमप्रभुको हो।
- 18 हे परमेश्वर, शोकले मलाई ढाक्छ र मेरो हृदय दुर्बल भएको छ।
 19 मेरा मानिसहरूको चित्कार टाढाबाट सुन।
 तिनीहरू भन्छन्,
 “के परमप्रभु अझै सियोनमा हुनुहुन्छ?
 के सियोनका राजा अझ त्यहाँ हुनुहुन्छ?”
- तर परमेश्वर भन्दछन्, “यहदाका मानिसहरूले बेकारका विदेशी देवताहरूलाई पूजे।
 तिनीहरूले मलाई क्रोधित पारे।
 तिनीहरूले किन त्यसो गरे?”
- 20 अनि मानिसहरू भन्छन्,
 “फसल कटनीको समय बितिहाल्यो।
 ग्रीष्मकाल समाप्त भयो।
 अनि अझ हामी सुरक्षित भएका छैनौं। ”
- 21 मेरा मानिसहरूले मलाई चकनाचूर पारेकाले म चकनाचूर भएको छु।
 म शोकाकुल छु अनि त्रासले मलाई घेर्छ।
- 22 निसन्देह गिलादमा केही औषधी छ।
 निसन्देह गिलादमा वेध छ
 यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन?

म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रुने थिएँ।

2 यदि मरुभूमिमा यात्री झैं

रात बिताउने ठाँउ मेरो भए

म मेरा मानिसहरूलाई छाडिदिने थिएँ

र तिनीहरूबाट टाढो गएको हुन्थे।

किनभने तिनीहरू परमेश्वरप्रति अविश्वासी छन्।

तिनीहरू सबै उहाँका विरोधमा उठे।

3 “ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बड्गाउँछन्

अनि झटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्।

त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन।

यी मानिसहरू एउटा खराब कर्म देखि

अर्कोमा आफै सर्छन्।

तिनीहरूले मलाई चिन्दैनन्।”

परमप्रभुले यसो भन्नुभयो।

4 “आफ्ना छिमेकीहरूलाई नियाल।

कुनै सम्बन्धीलाई विश्वास नगर।

किनभने हरेक सम्बन्धी कपटी छ।

हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ।

5 हरेक मानिसले आफ्नो छिमेकीसित

झट्टा बोल्छ।

कसैले पनि साँचो बोल्दैन।

यहदाका मानिसहरूले आफ्नो जिब्रोलाई

झट्टा बोल्न प्रशिक्षण गराउँछन्।

तिनीहरूले नथाकृञ्जेल सम्म पाप गरे।

6 एउटा नराम्रो कुराले अर्को नराम्रो कुरालाई पछ्यायो।

अनि झटोले झट्टे पछ्यायो।

मानिसहरूले मलाई चिन्नु अस्वीकार गरे।”

परमप्रभुले ती कुराहरू भन्नुभयो।

7 सेनाहरूका परमप्रभु भन्नहुन्छ,

“म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु।”*

मेरोमा अन्य तरिका छैन।

मेरा मानिसहरूले पाप गरे।

8 यहदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्।

तिनीहरू मुखले झट्टो बोल्दछन्।

हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन्

तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाउँछन्।

9 मैले यहदाका मानिसहरूलाई दण्ड दिने पर्छ।”

यो परमेश्वरबाट आएको सन्देश हो,

“के मैले यसप्रकारको जातिलाई

सजाय दिनु पर्दैन?”

10 म पर्वतहरूलाई चिच्याएर कराउनेछु।

म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु

कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन्

र त्यहाँबाट कोही पनि हिँड्दैनन्।

गाई-गोरूहरू रामेको आवाजहरू अब त्यहाँ सुन्न सकिन्दैन।

चराचुरुङ्गी सबै उडेर, गइसके

अनि पशुहरू पनि गइसके।

11 परमप्रभु भन्नहुन्छ, “म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु।

यो स्थालहरूको घर हुनेछ।

म यहदाका शहरहरू विनाश गर्नेछु

ताकि त्यहाँ कोही बस्ने छैन।”

12 के त्यहाँ यी चीजहरू बढ्ने कोही ज्ञानी मानिसहरू छन्?

* 9:7: म तिनीहरूलाई ... गर्छु शुद्ध परिणाम जान्लाई एकजना कमीले धातु आगोमा गाल्छ। त्यसरी नै म यहदाका मानिसहरूलाई जाँचेछु।

त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ
र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ?
किन यस भूमि ध्वंस पारियो अनि
सूखा मरुभूमिमा परिणत गरियो, जहाँ कोही पनि जँदैन्?

13 परमप्रभुले भन्नुभयो,
“किनभने मैले तिनीहरूलाई दिएको शिक्षा त्यागे
अनि मेरा उपदेशहरू सुन्दैनन् अनि मैले देखाएका मार्गमा हिंड्दैनन्।

14 यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए।
तिनीहरू हठी थिए।
तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूले
जो सिकाएका थिए त्यही बाललाई पूजा गरे।”

15 यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ,
“म तिनीहरूलाई तीतो भोजन खाने
र विषालु पानी पिउने बनाउनेछु।

16 म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा
जुन न त तिनीहरू न त तिनीहरूको पिता-पुर्खाहरूले
जान्दथे तितर-बितर पारिदिनेछु।
तिनीहरू सम्पूर्ण रूपले ध्वंस नहुञ्जेलसम्म
म तिनीहरूको पछि तरवार पठाउनेछु।”

17 यही नै सेनाहरूका परमेश्वर भन्नुहुन्छ
“अब, यी कुराहरूबारे विचार गर।
ती स्त्रीहरूलाई बोलाऊ जसलाई अन्त्येष्टि क्रियामा स्नलाई पैसा दिइन्छ।
ती मानिसहरूलाई पठाऊ जो त्यस काममा निपुण छन्।

18 ‘तिनीहरूले हतार गर्नु
र हाम्रा निम्ति रोइदिउन्।
तब हाम्रा आँखाहरू
आँसूले भरिनेछन्,
अनि पानीका मुहानहरू बाहिर आउनेछन्।’

19 “विलापको स्वरहरू सियोनबाट सुनियो
‘हामी सौँचि नै ध्वस्त भयौं।
हामी लज्जित छौं
कि हामीले आफ्नो भूमि त्याग्नु नै पर्छ,
किनभने हाम्रो घरहरू भत्काइयो।
अहिले हाम्रा घरहरू ढुङ्गाका टुक्राहरू मात्र भएका छन्।”

20 अब, यहूदाका स्त्रीहरू, परमप्रभुबाट आएको वचन ध्यान् दिएर सुन।
परमप्रभुको मुखारबिन्दबाट आएको शब्दहरू सुन।
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका छोरीहरूलाई कसरी चिच्चाएर स्ने भन्ने सिकाऊ।
हरेक स्त्रीले यो शोक-गीत गाउन सिकनै पर्छ:

21 ‘हाम्रा इयालहरूबाट मृत्यु पसेको छ।
हाम्रा किल्लाहरूमा मृत्यु आयो।
यसले गल्लीहरूमा हाम्रा नानीहरूलाई
र हाम्रा जवानहरूलाई शहरहरूबाट लग्यो।’ ”

22 यी कुराहरूको घोषणा गर:
“परमप्रभु भन्नुहुन्छ, ‘मत् शरीरहरू भूँइमा गोबर जस्तै छरिएको हुनेछ।
तिनीहरूका शरीरहरू जसरी कृषकहरूले खेतमा बाली काटेर सुताई राख्छन्
जसलाई उठाउने कोही हुँदैनन् त्यस्तै मैदानमा लडिरहेका हुनेछन्।’ ”

23 परमप्रभु भन्नुहुन्छ,
“ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन।
बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन।
धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन।

24 तर यदि कसैले गर्व भने, उसले यस विषयमा गर्व गरोस्।
म परमप्रभुलाई चिन्छु
र जान्दछु

र उहाँ नै परमप्रभु हुनुहुन्छ
जसले पृथ्वीमा न्याय, दया

र धर्मिकताको व्यवहार गर्नुहुन्छ।
किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।”

25 यो परमेश्वरबाट आएको सन्देश हो: “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु।

26 म ती मानिसहरूका बारेमा भनिरहेछु जो मिश्र देश, यहदा, एदोम, अम्मोन, मोआबका बसिन्दा हुन अनि तिनीहरू सबै जो जंगलमा बस्छन्। ती सारा देशहरूमा बसे मानिसहरू वास्तवमा खतना गरिएको थिएन अनि इस्राएलबाट आउने मानिसहरूका खतना तिमीहरूको हृदयमा गरिएको थिएन।”

10

परमप्रभु र मूर्तिहरू

- 1 हे इस्राएलका मानिसहरू, परमप्रभुको वचन सुन।
- 2 परमप्रभुले यही भन्दैछन्:

“अन्य जातिहरूबाट आएका मानिसहरू जस्तै नबोच।

आकाशका विशेष चिन्हहरूसित नडराऊ।

अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराउँछन्।

तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।

3 अन्य मानिसहरूका रीति-रिवाजहरू महत्वहीन छन्।

तिनीहरू जंगलमा रूख काट्छन्

शिल्पीकारले आफ्नो बच्चुरोले आकारमा बनाउँछ।

4 तिनीहरूले चाँदी र सुन लगाएर प्रतिमाहरू सुन्दर बनाउँछन्।

तब तिनीहरूले मातौलहरू र काँटीहरू मूर्तिहरू अडाउनलाई प्रयोग गर्छन्

ताकि ती मूर्तिहरू तल नझरोस।

5 मूर्तिहरू खेतमा राखेको तर्साउने पुतला जस्तै हुन्।

तिनीहरू बोल्दैनन्।

तिनीहरूलाई बोक्न पर्छ

किनभने तिनीहरू हिड्न सक्तैनन्।

तिनीहरूलाई आदर नगर!

तिनीहरूले नोक्सान

अथवा सहायता गर्नु सक्तैन।”

6 हे परमप्रभु, तपाईं जस्तो कोही पनि छैन!

तपाईं महान हुनुहुन्छ,

अनि तपाईंको नाउँ महान र शक्तिशाली छ।

7 हे परमेश्वर प्रत्येकले तपाईंलाई आदर गर्ने पर्छ।

तपाईं सबै जातिहरूका महाराजा हुनुहुन्छ।

तपाईं सम्मानको योग्य हुनुहुन्छ।

अन्य राज्यहरूमा धेरै ज्ञानी मानिसहरू छन् तर तपाईं समान कोही पनि ज्ञानी छैन।

8 अन्य जातिका मानिसहरू लडुवा र मूर्ख छन्।

तिनीहरूका शिक्षा काठको महत्वहीन मूर्तिहरूबाट आउँछन्।

9 तिनीहरूले मूर्तिहरू बनाउनु तशी शिबाट चाँदी

अनि उपज देशबाट सुन ल्याउँछन्।

मूर्तिकार र सुनारहरूले मूर्तिहरू बनाउँछन्

र नीलो र बैजनी लुगाहरू लगाइदिन्छन्।

निपुण “शिल्पीहरूले” यी सब “चीजहरू” बनाउँछन्।

10 तर परमप्रभु चाँहि सौँचो परमेश्वर हुनुहुन्छ।

उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ।

उहाँ राजा हुनुहुन्छ जसले सदाकाल शासन चलाउनु हुन्छ।

परमेश्वरको रीसमा पृथ्वी काम्छ

अनि विदेशीहरूले उहाँको क्रोध सहन सक्तैनन्।

11 परमप्रभु भन्दैछन्, “यो सन्देश मानिसहरूमा घोषित गर,

‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन्।

पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।’ ”

12 परमेश्वर नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो।

परमेश्वरले आफ्नो ज्ञानले संसारलाई रचनु भयो

अनि उहाँले आफ्नो समझ द्वारा आकाशलाई फैलाउनुभयो।

13 उहाँको वचनको आवाजले

आकाशमा पानी गर्जन्छ।
पृथ्वीको अन्तबाट उहाँले बादल आउने बनाउनु हुन्छ।
उहाँले वर्षा सित बिजुली ल्याउनु हुन्छ।
उहाँले आफ्नो भण्डारबाट बतास ल्याउनु भयो।

14 मानिसहरू एकदमै मूर्ख छन्।
मूर्तिहरूले आफ्ना सृष्टिहरूलाई मूर्ख बनाए।
ती मूर्तिहरू वास्तवमा मिथ्या बाहेक केही होइन।
तिनीहरूमा जीवन हुँदैन।
15 ती मूर्तिहरू महत्वहीन हुन्।
तिनीहरू केवल खिसीका पात्र हुन्।
न्यायको समयमा ती मूर्तिहरू सङ्नेछन्।
16 तर याकुबका परमप्रभु ती मूर्तिहरू जस्ता हुनुहुन्ना।
परमप्रभुले सबै थोक बनाउनु भयो।
अनि परमप्रभुले इस्राएल परिवारलाई परमप्रभुले उहाँको आफ्नै मानिसहरू भनी रोज्नु भयो।
परमेश्वरको नाउँ “सेनाहरूका परमप्रभु” हो।

विनाश आइरहेछ
17 घेरामा परेका तिमी मानिसहरू,
प्रत्येक चीज पोको पार
अनि जानलाई तत्पर हौ।
18 परमप्रभु भन्नुहुन्छ
“यस समय म यहूदाका मानिसहरूलाई देशबाट बाहिर निकाली दिनेछु।
म तिनीहरूमाथि संकटहरू ल्याइदिनेछु
ताकि तिनीहरूलाई पक्राइनेछु।”

19 धिक्कार छ मलाई! मैले नराम्रो घतले चोट पाएँ।
म सधैं घाइते छु
यद्यपि मैले स्वयंलाई भने, “यो मेरो बीमार हो
जसको लागि म पीडित हुने पर्छु।”
20 मेरो पाल भत्काइयो।
सारा डोरीहरू चुँडाइयो।
मेरा छोराछोरीहरूले मलाई त्यागे।
तिनीहरू गए।
मेरो पाल फैलाउन
अथवा पालको पर्दा उठाउन यहाँ केही पनि छैन।

21 गोटालाहरू मूर्ख छन्
अनि परमप्रभु खोज्ने प्रयास गर्दैनन्।
यसकारण तिनीहरू सफल भएनन्।
यसकारण तिनीहरूका बथानहरू तितर-बितर भए अनि हराए।
22 सुनु, एउटा ठूलो हल्ला सुन!
हेर त्यो हल्ला उत्तरदेखि आइरहेछ।
यसले यहूदाका शहरहरू नष्ट पार्नेछ।
यहूदा एक रित्तो मरुभूमि झैं हुनेछ।
यो स्थालहरूका गुफा हुनेछ।

23 हे परमप्रभु! म जान्दछु कि मानिसले आफ्नो जीवन नियन्त्रण गर्दैन।
एउटा मानिसले आफ्नै पाइला ठीकसित राख्न सक्तैन।
24 हे परमप्रभु! निष्पक्ष भएर,
हामीलाई सुधारनुहोस्।
क्रोधमा हामीलाई सजाय नदिनुहोस्।
नत्र तपाईंले हामीलाई नाश पार्नु हुनेछ।
25 तपाईंको क्रोध ती जातिहरूमाथि पोखाउनु होस् जसले तपाईंलाई चिन्दैनन्।
अनि ती मानिसहरूमाथि पोखाउनु होस्
ज-जसले तपाईंको नाउँ लिदिनन्।
ती जातिहरूले याकुबको परिवारलाई ध्वंस पारे।
तिनीहरूले इस्राएललाई पूर्णरूपले ध्वंस पारे।
तिनीहरूले इस्राएलको देश ध्वंस पारे।

1 यर्मियाकहाँ आएको सन्देश यही हो। यो सन्देश परमप्रभुबाट आयो
 2 “यर्मिया, यस करारको वचनहरू सुत। यहदाका मानिसहरूलाई यी कुराहरू बताऊ। यी कुराहरू यस्शलेमा बसे मानिसहरूलाई भन।
 3 यही त परमप्रभु इस्राएलका परमेश्वर, भन्नुहुन्छ ‘जसले यो करारलाई पालन गर्दैन त्यो मानिसमाथि नराप्त्रो कुरो परी आउनेछ।
 4 म त्यो करार विषयमा कुरा गरिरहेछु जुन मैले तिमीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ। त्यो करार मैले त्यसबेला गरेको थिएँ जब मैले तिमीहरूलाई मिश्रबाट ल्याएँ। मिश्र धेरै संकटहरूको ठाउँ थियो। यो फलाम गलाउने भट्टी छै थियो।’ मैले तिमीहरूलाई भने ‘मेरा आज्ञा पालन गर अनि मैले आदेश दिएको कुराहरू गर। यदि तिमीहरूले त्यसो गर्थौ भने, तिमीहरू मेरो मानिसहरू हुनेछौ र म तिमीहरूको परमेश्वर हुनेछु।’
 5 “तब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मह र दूध बगिरहने मलिलो जमीन दिन्छु भनी गरेको प्रतिज्ञा सधैं बचाई राखेछु अनि आज तिमीहरू त्यही जमीनमा छौ।”

मैले उत्तर दिएँ, “आमेन, हे परमप्रभु।”

6 परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यस सन्देश यहदाका शहरहरू र यस्शलेमको गल्ली-गल्लीहरूमा प्रचार गर। सन्देश यो हो यस करारका कुरा सुन र पालन गर।

7 मैले मिश्रको भूमिबाट बाहिर ल्याएकै बेला तिमीहरूका पिता-पुर्खाहरूलाई चेताउनी दिएको थिएँ। त्यही दिन देखि नै मैले तिमीहरूलाई घरिघरि चेताउनी दिएँ। मैले तिमीहरूलाई मेरो आज्ञा पालन गर भन्दै चेताउनी दिएँ आएको हो।

8 तर तिमीहरू हठी थिएँ मेरो कुराहरूलाई कुनै महत्त्व नै दिएन। अनि तिमीहरूको दुष्ट मनले जे चिन्तियो त्यही गरे। मैले तिमीहरूलाई करार-पत्रमा रहेका आज्ञाहरू पुरा गर्न आदेश दिएँ तर तिमीहरू मानेन, यसकारण त्यस करार-पत्रमा भनिएको सबै सजायहरू तिमीहरूलाई दिएँ।”

9 फेरि परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, म जान्दछु यहदाका र यस्शलेममा बसे मानिसहरूले एक गुप्त योजना बनाएका छन्।

10 ती मानिसहरूले जुन तिमीहरूका पिता-पुर्खाहरूले गरेका थिए त्यही पापहरू नै दोहोर्थाइरहेका छन्। तिमीहरूका पिता-पुर्खाहरूले मेरो आदेश अनुसार हिडन अस्वीकार गरे। तिमीहरूले अरु देवताहरू पूजे अनि तिमीहरूलाई सेवा गरे। इस्राएल अनि यहदाका सन्तानहरूले करार भङ्ग गरे जुन मैले तिमीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ।”

11 यसकारण, परमप्रभु भन्नुहुन्छ “म यहदाका मानिसहरूमाथि आपद ल्याइरहेको छु। तिमीहरू उम्कन पाउने छैनन तिमीहरूले मलाई मद्दतको लागि गुहार्ने छन्, तर म तिमीहरूको पुकारमा ध्यान दिँदिन।

12 यहदाका मानिसहरू साथै यस्शलेमका मानिसहरू गई तिमीहरूका देवताहरूलाई गुहार्नेछन् जसलाई तिमीहरू धूप चढाउँछन्। तर ती देवताहरूले आवश्यक परेको बेलामा तिमीहरूलाई मद्दत पुर्याउन सक्न हुने छैनन्।

13 “हे यहदाका मानिसहरू! तिमीहरूसँग जति शहरहरू छन् त्यति नै मूर्तिहरू छन्। लज्जापूर्ण बाल देवताको पूजा गर्न यस्शलेम शहरमा जति गल्लीहरू छन् त्यति नै वेदीहरू छन्।

14 “यर्मिया, यहदाका मानिसहरूका निम्ति प्रार्थना नगर। तिमीहरूका निम्ति कालत नगर। तिमीहरूले संकटको समय जतिबेला सहायताका निम्ति प्रार्थना गर्छन म ध्यान दिँदिन।

15 “उसले धेरै डरलाग्दो कामहरू गरेको जान्दा जान्दै किन मैले मेरी प्रयसीलाई मेरा घरमा आदर गर्दु? यहदा, के प्रतिज्ञाहरू र पशु बलिहरूले मात्र तिमीहरूलाई विनाशबाट बचाउनु सक्छ भन्ने तिमी सोच्छौ?”

16 परमप्रभुले तिमीलाई नाउँ दिनुभयो। उहाँले तिमीलाई राम्रो फल लागेको सुन्दर जैतनको वृक्ष भनी बोलाउनु भयो। तर शक्तिशाली आँधी गजर्नसितै परमप्रभुले त्यस वृक्षलाई आगोमा जलाउनु हुनेछ अनि त्यसका हाँगाहरू जल्नेछ।

17 सेनाहरूका परमप्रभुले तिमीलाई रोनु भयो अनि उहाँले भन्नुभयो कि ध्वंस आउनेछ किनभने इस्राएल र यहदाका मानिसहरूले बाललाई सुगन्धित धूपहरू चढाएर अनिष्ट कामहरू गरे जुन कामले मलाई क्रोधित गरायो।

यर्मियाको विस्फुमा षड्यन्त्र

18 परमप्रभुले मलाई देखाउनु भयो अनि मैले चाल पाएँ। उहाँले तिमीहरूका खराब कामहरू मलाई देखाउनु भयो।

19 मार्नालाई ल्याइएको एउटा निर्दोष थुमाझै म थिएँ। तिमीहरू मेरो विस्फु छन् भनी म जान्दथेँ। तिमीहरूले मेरो बारेमा यी कुराहरू भने: “यो रूख यसका फलहरूसितै नष्ट पारिदिऊँ। यसलाई मारिदिउँ ताकि मानिसहरूले यसलाई भुल्नेछन्।”

20 “तर हे परमप्रभु! तपाईं एक निष्पक्ष न्यायकर्ता हुनुहुन्छ। तपाईं मानिसहरूका हृदय र इच्छाहरू जाँच गर्नु हुन्छ। तपाईंले तिमीहरूलाई दिने सजाय मलाई जान्न दिनुहोस कारण मैले मेरो मामला तपाईंलाई सुम्पेको छु।”

21 यसकारण अनातोतका मानिसहरूको विषयमा जसले यर्मियालाई मार्ने षड्यन्त्र रचिरहेका थिए। ती मानिसहरूले यर्मियालाई भने, “परमप्रभुको नाउँमा आमवाणी नगर नर हामी तिमीलाई मार्नेछौ।” तिमीहरूका विषयमा परमप्रभु यस्तो भन्नुहुन्छ।

22 सेनाहरूका परमप्रभुले भन्नुभयो, “म तिमीहरूलाई दण्ड दिनेछु। जवान मानिसहरू युद्धमा मर्नेछन्। तिमीहरूका छोरा-छोरीहरू भोकै मर्नेछन्।

23 अनातोतबाट आएका मानिसहरू कसैलाई पनि छाडिनेछैन। कोही पनि बाँच्नेछैन। किनभने जब म तिमीहरूलाई दण्ड भोगाउँछु म तिमीहरूमाथि विपद खनाइदिनेछु।”

12

यर्मियाले परमप्रभुप्रति गुनासो गर्दछ

1 हे परमप्रभु! यदि मैले तपाईंसँग कालत गरे भने, तपाईं सधैं धार्मिक नै हुनुहुन्छ।

तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिंदैन।

किन दुष्ट मानिसहरू सफल हुन्छन्?

किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?

2 तपाईंले तिनीहरूलाई रोप्नु भयो

अनि तिनीहरू शक्तिशाली भए।

तिनीहरू बढ्छन् अनि फल दिन्छन्।

तपाईं तिनीहरूका सम्मुख हुनुहुन्छ तर हृदयदेखि भने टाढा।

3 तर हे परमप्रभु तपाईं मेरो हृदयलाई चिन्नु हुन्छ।

तपाईंले मलाई देख्न भएको छ अनि मेरो मनलाई जाँच्नु भएको छ।

तिनीहरूलाई थुमाहरूलाई कसाइले अघि ताने झैं तान्नुहोस्।

हत्या गरिने दिनको लागि तिनीहरूलाई अलग राख्न होस्।

4 कहिले सम्म जमीन सूख्छा रहन्छ?

कहिले सम्म घाँस ओइलिन्छ?

त्यहाँ बस्ने मानिसहरूको दुष्टयाईले गर्दा

सब चरा-चूस्ङ्गीहरू अनि पशुहरू लोप भइसके।

तैपनि ती दुष्ट मानिसहरू भनिरहेका छन्,

“यर्मियाले हामीमाथि के घट्टछ देखे छैन।”

यर्मियालाई परमप्रभुको जवाफ

5 “यर्मिया, यदि तिमी मानिसहरूसँग दुर्गुदा थाक्यौ भने

कसरी घोडाहरूसित दगुन सक्छौ?

यदि तिमीले शान्तिमय ठाउँमा भरोसा गर्थौ भने

डरलाग्दो जग्गामा तिमी के गर्नेछौ?

यर्दन नदीको किनारमा बढ्दै गएको काँडे झाडीहरूमा

तिमी के गर्ने छौ?

6 ती मानिसहरू तिम्रा आफ्नै दाज्यू-भाइहरू हुन।

तिम्रा आफ्नै परिवारका सदस्यहरूले

तिम्रै विस्द्वमा षडयन्त्र रचिरहेकाछन्।

तिनीहरू तिम्रो विस्द्वमा जोरसित कराउँछन्।

तिनीहरूले मीठा कुराहरू गरे पनि तिनीहरूमाथि भरोसा नगर।

परमप्रभुले यहूदीहरूलाई इन्कार गर्नुहुन्छ,

7 “मैले आफ्नो घर परिवार त्यागेको छु,

मैले आफ्नो सम्पत्ति छाडे।

म जसलाई प्रेम गर्दछु

उसैलाई उसको शत्रुहरूलाई सुम्पे।

8 मेरा मानिसहरू सिंह झैं छन्। तिनीहरू म पट्टि फर्की गजिए,

यसकारण म तिनीहरूको शत्रु भएको छु।

9 मेरा मानिसहरू

मेरोका पशुहरू जस्तै छन्।

गिद्धहरू तिनीहरूको वरिपरि उड्छन्।

आऊ, जङ्गली हे पशुहरू हो।

खान भेला होऊ।

10 घेरै गोठालाहरूले मेरो दाखबारीहरू नष्ट पारिदिए।

ती गोठालाहरू मेरो खेतका विस्वामाथि जथाभावी हिँडे।

ती गोठालाहरूले मेरो सुन्दर खेत बारी रित्तो मरुभूमिमा परिणत गरिदिए।

11 तिनीहरूले मेरो खेत मरुभूमि बनाइदिए।

यो सूखा र अनुर्ब छ र मेरो लागि रुन्छ।

सम्पूर्ण भूमि नै उजाड भएकोछ,

तर कसैले वास्ता गर्दैन।

12 मरुभूमिको पहाडमाथि ध्वंशकहरू आउँछन्।

यो भूमिको एक कुनादेखि

अर्को कुना सम्म परमप्रभुको तरवारले सम्पूर्ण नष्ट पार्नेछ।

कुनै जीवित वस्तु सुरक्षित रहने छैन।

13 मानिसहरूले गर्हँ रोप्ने छन्

तर तिनीहरूले काँडाहरूको बाली काट्नेछन्।

तिनीहरू महनेत अधिक गर्छन्

तर त्यसबाट केही पाउँदैनन्।

आफ्नो परिश्रमको फलमा तिनीहरू आफै लज्जित अनुभव गर्नेछन्।

परमप्रभुको क्रोधले यी सब चीजहरू हुनेछ।”

इसाएलका छिमेकीहरूलाई परमप्रभुको बाचा

14 यसकारण परमप्रभु भन्नुहुन्छ: “मैले मेरा इस्राएली मानिसहरूलाई दिएको भूमि नजिक बसो-बास गर्ने दुष्ट मानिसहरूलाई के गर्नेछु म तिमीलाई भनेछु। म ती मानिसहरूलाई तिनीहरूको ठाउँबाट उखेल्नेछु अनि तिनीहरूबाट यहदा छुटाउनेछु।

15 जब ती मानिसहरूलाई देश निकाला गर्नु शेष हुन्छ, तिमीहरूमाथि दया राख्नेछु। म प्रत्येक मानिसलाई उसको आफ्नै पैतृक भूमिमा ल्याउनेछु।

16 यदि ती मानिसहरूले मेरा मानिसहरूलाई बालको नाउंमा शपथ गर्न सिकाए झैं मेरो नाउंमा ‘परमप्रभु जीवित हुनुहुन्छ’ भन्न सॉंचो रूपमा सिके भने म तिनीहरूलाई मेरा मानिसहरूको बीचमा स्थापित गराउछु।

17 यदि कुनै राज्यले मेरो आज्ञा पालन गरेन भने त्यस जातिलाई चुडनेछु र सम्पूर्ण रूपले ध्वंस पार्नेछु।” यो सन्देश परमप्रभुबाट आएको हो।

13

पटुकाको संकेत

1 परमप्रभुले मलाई जे भन्नुभयो त्यो यही हो: “यर्मिया, जाऊ अनि सुतीको लुगा किनेर। तिम्नो कम्मरमा वरिपरि बाँध। यसलाई भिजन नदेऊ।”

2 यसकारण परमप्रभुको आज्ञा अनुसार मैले सुती लुगा ल्याएँ अनि कम्मरमा वरिपरि बाँधे।

3 त्यसपछि दोस्रो पल्ट परमप्रभुको सन्देश मकहाँ आयो।

4 सन्देश यस्तो थियो “यर्मिया, तिमीले किनेका पटुका बाँध र परात नदीमा जाऊ। अनि त्यो पटुका चट्टानहरू चर्केको ठाउँमा लुकाऊ।”

5 यसकारण म परात नदीतर्फ लागेँ परमप्रभुले दिनुभएको आदेश अनुसार पटुका लुकाएँ।

6 धेरै दिन पछि, परमप्रभुले मलाई भन्नुभयो, “अब यर्मिया, परात नदीतर्फ जाऊ। पटुका ल्याऊ जुन मैले तिमीलाई त्याहाँ लुकाउनु भनेको थिएँ।”

7 यसकारण म परात नदीमा गएँ अनि जहाँ मैले पटुका लुकाएको थिएँ त्यो ठाउँमा खनेँ। मैले पटुका पाएँ तर त्यो मक्किएर काम नलामने भएको थियो।

8 त्यसपछि परमप्रभुको सन्देश मकहाँ आयो।

9 परमप्रभुले यस्तो भन्नुभयो, “त्यसरी नै म यहदाको गर्व र यरूशलेमको महागर्व ध्वंस पार्नेछु।

10 यी दुष्ट मानिसहरूले मेरा वचनहरू सुन्न अस्वीकार गर्छन्। तिनीहरू हठी छन्। तिनीहरू अन्य देवताहरूको अनुसरण गर्छन् र तिनीहरूको पूजा गर्छन्। ती मानिसहरू पटुका झैं नष्ट हुनेछन्।

11 एकजना मानिसले आफ्नो कम्मरमा पटुका कस्सेर बाँधेछ। त्यस्तै प्रकारले, म यहदाका र इस्राएलका मानिसहरूलाई कस्सेर बाँध्नेछु।” यो सन्देश परमप्रभुबाट हो। “मैले त्यसो गरेको कारण ती मानिसहरूलाई म पट्टि खिचन र आफ्नो नाउँ प्रशंसा र महिमाका निम्ति आफ्नो मानिसहरू बनाउनु हो तर तिनीहरूले सुनेन।”

यहदालाई चेताउनी

12 “तिनीहरूलाई यो सन्देश भन: ‘परमप्रभु इस्राएलका परमेश्वरले भन्नु भएको छ हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’ ती मानिसहरूले तिमीलाई भन्छन्, ‘वास्तवमा हामी जान्दछौं हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’

13 तब तिमीहरू तिनीहरूलाई भन्नेछौ, ‘यही नै त परमप्रभुले भन्नुहुन्छ यस देशमा भएका सबै असाहयहरूलाई म जझौंह जस्तो बनाउने छु। म ती राजाहरूको बारेमा भनिरहेछु जो दाऊदको राजगद्दीमा बस्छन्। म ती पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बग्नेहरू सबै मानिसहरूका बारेमा भनिरहेको छु।

14 तिनीहरूलाई एक-अर्कामा चकनाचूर पार्नेछु, बाबु छोराहरूमा पनि आपसमा चकनाचूर हुनेछन्। परमप्रभु भन्नुहुन्छ ‘तिनीहरूका निम्ति म दुःखी हुने छैन अनि म तिनीहरूमाथि क्षमा गर्ने छैन। यहदाका मानिसहरूलाई ध्वंस पार्नु म रोकिने छैन।’ ”

15 सुन र ध्यान देऊ।

परमप्रभु तिमीहरूसित बोल्नु भयो।

अंहकारी नहो।

16 परमेश्वर आफ्ना परमप्रभुलाई सम्मान गर।

उहाँलाई प्रशंसा गर नत्रता उहाँले अन्धकार ल्याउनु हुनेछ।

तिमीहरू अन्धकारको पहाडहरूमा झर्न अगि प्रशंसा गर,

यहदाका मानिसहरू तिमीहरूले उज्यालोको आशा गरिरहेछौ।

तर परमप्रभुले डरलाग्दो अन्धकार ल्याउनु हुनेछ।

उसँले उज्यालोलाई बद् लेर बाक्लो अन्धकार बनाउनु हुनेछ।

17 यहदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने।

म लुकछु अनि रून्छु।

तिम्नो गर्वले मलाई रूने बनाउँछ।

म धेरै जोडले रूनेछु।

मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ?

किनभने परमेश्वरको भेडाको बथान* पक्काऊ पर्नेछ।

18 यी कुराहरू राजा र राज-मातालाई भन,

“राजगद्दीबाट तल झर तिमीहरूको गौरवशाली मुकुट

तिमीहरूको शिरबाट खसेको छ।”

19 नेगब मरुभूमिमा भएको शहरहरूका प्रवेशद्वारहरू बन्द छन्,

अनि कसैले पनि तिनीहरूलाई खोल्न सक्दैनन्।

यहदाका सम्पूर्ण मानिसहरूलाई निर्वासन गरियो।

तिनीहरूलाई कैदी जस्तै लगियो।

* 13:17: भेडाको बथान “परमप्रभुका मानिसहरू” वा “यहदाका मानिसहरू।”

- 20 हे यस्शलेम,
हेर! शत्रुहरू उत्तरबाट आइरहेकाछन्।
परमप्रभुले दिनुभएको सुन्दर बथान,
तिम्रो ती भेडाका बथानहरू कहाँ छन्?
- 21 यदि बथानको विषयमा परमप्रभुले सोध्नु भए
तिमी के भन्नेछौ?
तिमीहरूले सिकाउनु पथर्यौ।
तिमीहरूले अगुवाई गरिरहेको हुनु पर्ने।
के तिमी सुत्केरी पीडामा परेकी श्रीहरू झैं छैनौ?
- 22 यदि तिमीहरू स्वयंलाई सोधे,
“किन मलाई यस्तो नराम्रो कुराहरू भयो?”
ती कुराहरू
तिमीहरूकै पापको कारणले,
तिम्रो पोशाकहरू च्यातियो
अनि तिमीहरू अपमानित भयो।
- 23 जसरी एउटा चित्तुवाले आफ्नो छालाको थोप्ले दागहरू बद्दलाउनु सक्तैन
त्यसरी नै एकजना कालो वर्णको मानिसले आफ्नो वर्ण बद्लिन सक्तैन।
यसर्थ तिमी दुष्टकर्मीहरू
कहिल्यै परिवर्तन हुन र असल गर्न सक्तैनौ।
- 24 “मरुभूमिको हावाले भूस उढाए झैं
म तिनीहरूलाई
तितर-बितर पारिदिनेछु।
- 25 मेरो योजनाभिन्न गाभिएको
यो तिम्रो भाग्य हो।”
“यस्तो संयोक किन घट्यो?
किनभने तिमीहरूले मलाई त्याग्यौ
अनि झटो देवताहरूमाथि भरोसा गर्‍यो।
यो सब परमप्रभुले भन्नु भयो।
- 26 यस्शलेम, म तिम्रो लुगा
अनुहार सम्म तानी दिनेछु
ताकि प्रत्येकले तिम्रो लाज देखेोस।
- 27 मैले तिमीहरूलाई
घिनलाग्दा काम गरेको देखेको छु।
मैले तिमीहरूलाई
वेश्यावृत्ति झैं पहाडमा र मैदानमा
आफ्नी प्रेमिकाहरूलाई अति आनन्दसित व्यभिचार काममा
मस्त भएको देखेको छु।”

14

खडेरी र झटा अगमवक्ताहरू

- 1 खडेरीको बारेमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो:
- 2 “यहूदा शोक गर्छ,
उसको प्रवेशद्वारहरू कमजोर भएको छन्।
मानिसहरू भूईंमा लडेर शोक मनाउँछन
अनि यस्शलेमको चित्कार आकासिन्छ।
- 3 मानिसहरूका नायकहरूले आफ्ना नोकरहरूलाई पानी लिनुलाई पठाए।
नोकरहरू इनारमा गए
तर तिनीहरूले पानी पाएनन्।
नोकरहरू रित्तो जगहरू लिएर फर्की आए।
यसकारण तिनीहरू लज्जित अनि अपमानित भए।
तिनीहरूले लाजले आफ्नो अनुहार लुकाए।
- 4 अनावृष्टि भएको कारण
किसानहरूले खेतमा हलो जोतेनन्।
यसर्थ तिनीहरूले लाजले
आफ्नो मुख छोपे।
- 5 माऊ मृगले सम्म आफूले भखर जन्माएको पाठा-पाठीहरू छोडछे।
त्यहाँ घाँस नभएकोले त्यसले त्यसो गर्‍की हो।

6 जंगली गधाहरूले स्यालहरूले झैं
पहाडमा उभिएर हावा लिदैछन्।
चर्ने खकमा हरियो नभएको
कारण तिनीहरूको आँखा तिर्मिराउँछन्।”

7 “हे परमप्रभु! हाम्रो अर्ध मेले हामीलाई देखे तापनि
आफ्नो नाउँको गौरवका निम्ति केही गर्नु होस्।
हामी भन्छौं कि हामीले धेरै पल्ट
तपाईंलाई त्यागेका हौं

अनि तपाईंको विरुद्ध पापहरू गरेका छौं।
8 हे परमेश्वर! तपाईं इस्त्राएलको आशा हुनुहुन्छ।
संकटको समयमा धेरै चोटी तपाईंले इस्त्राएललाई बचाउनु भएको छ।
तर अहिले यस ठाउँमा तपाईं विदेशी झैं देखिनु हुन्छ।
तपाईंलाई रात बिताउने यानी झैं लाग्छ।

9 किन तपाईं भ्रममा परेको मानिस झैं देखिनु हुन्छ?
तपाईंले कसैलाई पनि बचाउनु हातमा नरहेका सेना झैं हुनुहुन्छ।
तर हे परमप्रभु, तपाईं हाम्रो साथमा हुनुहुन्छ।
हामी तपाईंको नाउँले बोलाइन्छौं। हामीलाई असहाय नछोड्नु होस्।”

10 यसर्थ परमप्रभुले मानिसहरूलाई भन्नुहुन्छ। “तिनीहरूले मलाई त्याग्नु र टाढा जान मन पारउँछन्। मलाई त्याग्नु तिनीहरू आफैलाई रोक्दैनन्।
यही कारणले परमप्रभुले तिनीहरूलाई स्वीकार गर्नु भएन। होइन, परमप्रभुले तिनीहरूको दुःखकर्म स्मरण गर्नुहुन्छ र तिनीहरूको पापले गर्दा सजाय दिनु
हुनेछ।”

11 तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यी मानिसहरूको लागि मलाई प्रार्थना नगर।

12 यहूदाका मानिसहरूले उपवास गर्न सक्लान अनि मलाई प्रार्थना गर्लान, तर म तिनीहरूका प्रार्थनाहरू सुन्ने छैन। यदि तिनीहरूले होमबली र
अन्नबलि चढाए तापनि म ती मानिसहरूलाई स्वीकार गर्ने छैन। म यहूदाका मानिसहरूलाई युद्धले ध्वंस गर्ने छु। म तिनीहरूका भोजन लगिदिने छु,
अनि यहूदाका मानिसहरू भोको हुनेछन। अनि म तिनीहरूलाई डरलाग्दो रोगहरूले विनाश गरी दिनेछु।”

13 तर मैले परमप्रभुलाई भने, “हे परमप्रभु मेरो मालिक! अगमवक्ताहरूले तिनीहरूलाई भन्छन्, ‘तिमीहरूलाई शत्रुहरूको तरवारले चोट लाग्ने
छैन। तिमीहरू अनिकाल ग्रस्त हुनेछैनौं। परमप्रभुले तिमीहरूलाई यस भूमिमा शान्ति प्रदान गर्नु हुनेछ।’ ”

14 तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया! अगमवक्ताहरूले मेरो नाउँमा झूटो प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाइन। मैले
तिनीहरूलाई न आदेश दिएँ न त तिनीहरूसित बात नै मारें। ती अगमवक्ताहरूले झूटो दर्शन, महत्त्वहीन मन्त्र-तन्त्र कुराको र तिनीहरूका आफ्नै भूल
विचारहरू तिमीहरूलाई दिइहेका छन्।

15 यसकारण यस्तै अगमवक्ताहरूको बारेमा भन्छु कि तिनीहरूले मेरो नाउँमा प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन।
ती अगमवक्ताहरूले भने, ‘कुनै शत्रुले पनि आफ्ना तरवारहरूसित यस राज्यमा कहिले आक्रमण गर्ने छैन। यस देशमा कोही पनि कहिल्यै भोको रहने
छैन।’ ती अगमवक्ताहरू भोकोले मर्नेछन् अनि शत्रुको तरवारद्वारा मारिने छन।

16 जुन मानिसहरूसित अगमवक्ताहरू बोले तिनीहरूलाई यस्त्रलेमको गल्लीमा फ्याकिनेछ। ती मानिसहरू भोक र तरवारद्वारा शेष हुनेछन। त्यहाँ
तिनीहरूलाई दफन गर्नेहरू केही पनि हुने छैन, तिनीहरूका पत्नीहरू अथवा तिनीहरूका छोरा-छोरीहरू पनि हुनेछैनन्। म तिनीहरूलाई तिनीहरूका दुःख
कर्महरूका निम्ति दण्ड दिनेछु।

17 “तिनीहरूमा यी वचनहरू घोषणा गर:

‘मेरा आँखाहरू आँसुले भरिएका छन्।
रात दिन मेरा आँसु बगिरहनु छन्।
म मेरा मानिसहरूको महाध्वंस
र तिनीहरूको गहिरो चोटहरूको लागि
लगातार रात-दिन रोइहेको छु।

18 यदि म देशभित्र गएँ भने
म तरवारद्वारा मारिएका मानिसहरू देख्छु।
यदि म शहरभित्र पर्से भने
म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु।
पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन
तर तिनीहरूले बुझ्दैनन्।’ ”

19 हे परमप्रभु, के तपाईंले यहूदा राज्यलाई सम्पूर्णरूपले त्याग्नु भयो?
हे परमेश्वर, के तपाईंले सियोनलाई घृणा गर्नुहुन्छ?

तपाईंले यस्तो प्रकारले हामीलाई घात गर्नुभयो कि
फेरि हामी ठीक हुन सक्तैनौं।

हामी शान्तिको प्रतीक्षा गरिरहेका छौं,
तर कुनै लाभ भएको छैन।
हामी निको हुने समय पर्खिरहेका छौं,
तर त्रास मात्र पो आउँछ।

20 हे परमप्रभु, हामी जान्दछौं कि हामी दुःख मानिसहरू हौं।

हामी जान्दछौ कि हाम्रा पिता-पुर्खाहरूले अधर्म कामहरू गरे।
 हो, हामीले तपाईंको विरुद्ध पाप गर्यौं।
 21 हे परमप्रभु, तपाईंको नाउँको लागि
 हामीलाई तिरस्कार नगर्नुहोस।
 महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्।
 हामीसित रहेको तपाईंको करार भंग नपार्नुहोस।
 22 विदेशी मृतिहरूसँग पानी पार्ने शक्ति छैन।
 आकाशले पानी वर्षाउने शक्ति पाँउदैन।
 हे परमप्रभु, हाम्रा परमेश्वर! तपाईं नै हाम्रो आशा हुनुहुन्छ।
 तपाईं मात्र एकजना हुनुहुन्छ जसले यी सब कर्महरू गर्नुसक्छ।

15

1 परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दुःखी हुने थिइन।
 यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।
 2 ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ:

“ मैले कसैलाई मर्नको लागि छानेको छु,
 ती मर्नु पर्नेहरू मस्न,
 तरवारले मारिनु पर्नेहरू
 तरवारले नै मारिउन्,
 अनिकालमा परिनु पर्नेहरू
 अनिकालमा नै पर्स्न
 अनि कैदी हुनु पर्नेहरूलाई
 कैद नै गरिनेछ।
 3 म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरुद्ध पठाउने छु।’
 यो परमेश्वरबाट आएको सन्देश हो।
 ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु।
 तिनीहरूलाई भिस्याउन कुकुरहरू पठाउनेछु।
 म तिनीहरूका शरीरहरू खाओस् र नाश गरेको भनेर
 आकाशका चराहरू र जानवरहरू पठाउनेछु।
 4 यहूदाका राजा हिजकियाहका छोरो
 मनश्शेले यस्शलेममा जे गरेको छ।
 त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति
 यहूदाका मानिसहरूलाई
 म एक डरलाग्दो उदाहरण बनाई
 प्रस्तुत गर्नेछु।’

5 “यस्शलेमको शहरमा कुनै मानिस पनि तिमीो लागि दुःखी हुने छैन।
 कुनै मानिस पनि तिमीो निम्ति दुःखी साथै रुने छैन
 कुनै मानिसले पनि तिमीलाई कस्तो छौ भनेर सम्म सोध्ने छैन।
 6 यस्शलेम, तिमीले मलाई त्याग्यौ।”

यो सन्देश परमप्रभुबाट आएको छ।
 “तिमी जाऊ।

यसकारण म तिमीलाई नष्ट पाछुं।
 तिमीलाई दया देखाउंदा देखाउंदा म थाकिसकेँ।

7 म तिनीहरूलाई अलकत्रा सोर्ने काँटाले
 यस ठाउँको शहरका फाटकहरूमा
 तितर-बितर पारिदिनेछु।

मेरा मानिसहरू परिवर्तन भएनन यसर्थ म तिनीहरूलाई ध्वंस पार्नेछु।
 म तिनीहरूका नानीहरू लैजानेछु।

8 धेरै स्त्रीहरूले तिनीहरूका लोग्नेहरू हराउने छन्।
 त्यहाँ बेसी विधवाहरू हुनेछन्।

म समुद्रका बालुवाहरू भन्दा मध्यदिनको विनाश ल्याउने छु,
 त्यो विनाशकले यहूदाका जवान मानिसहरूका आमाहरूलाई आक्रमण गर्नेछ।

म यहूदाका मानिसहरूमाथि पीडा र त्रास ल्याइदिने छु,
 म यस्तो घटना अतिशीघ्र नै घटाउनेछु।

9 शत्रुले तरवारहरू सहित आक्रमण गर्ने छ,
 अनि मानिसहरूलाई मार्ने छ।

तिनीहरूले यहूदाका बाँकी रहेकाहरूलाई मार्नेछ।

सातजना छोराहरूकी आमा थकित हुन्छे अनि मर्छे।
उसका निम्ति मध्यदिनमा सूर्य अस्ताउँछ।
उसलाई अपमानित र लज्जित पारिनेछ।
बाँकी रहेका मानिसहरू शत्रुहरूको अधि युद्धमा मारिनेछन्,” परमप्रभु भन्नुहुन्छ।

यर्मियाले फेरि परमप्रभुलाई गुनासो प्रकट गर्दछ
10 हे मेरी आमा, मलाई तपाईंले
जन्म दिनु भएको निम्ति म दुःखी छु।
यस देशमा म त्यो मानिस हूँ
जो दोष र घृणाको पात्र बनिएको छ,
मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन।
तर प्रत्येक मानिसले मलाई सराप्छन्।
11 परमप्रभुले भन्नुभयो,
“मैले संकष्टको समयमा निष्पत्तय, तिमीलाई बल दिएको छु।
मैले तिम्ना निम्ति संकटको समयमा शत्रुहरूसित मध्यस्थ गरेकोछु।”

यर्मियालाई परमप्रभुले जवाफ दिनुहुन्छ
12 “यर्मिया! उत्तरबाट कसैले पनि
फलाम भाँच्नु सक्तैन
न त कसैले काँसा नै
टुक्रा-टुक्रा पार्नु सक्छ।
13 तिम्रो देशमा तिमीले
गरेको पापले गर्दा
तिम्रो भण्डारको सम्पत्ति
लुटको समान झैं गरी
अस्लाई दिनेछु।
14 हे यहूदाका मानिसहरू!
म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु।
तिमीहरू त्यस्तो भूमिमा दासहरू हुनेछौ
जुन तिमीहरू कहिल्यै जानेका छैनौ।
मेरो क्रोध तातो आगो जस्तो छ र तिमीहरू त्यसमा जल्ने छौ।”

15 हे परमप्रभु! मलाई सम्झना गर्नुहोस्
र मेरो हेरचाह गर्नुहोस्।
मेरा निम्ति ती मानिसहरू विरुद्ध बद्दला लिनुहोस्
ज-जसले मेरो खेदो गर्छन्।
तिनीहरूसित धर्य-धारण नगर्नु होस्।
जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने
मलाई नलानु होस्।

हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?
16 तपाईंको सन्देश मकहाँ आयो।

हे सेनाहरूका परमप्रभु
तपाईंको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो।
तपाईंको नाउँमा मलाई बोलाईँदा म खुशी भएँ।
17 जब तिनीहरू हॉर्सीरहेका अनि ठट्टा गरिरहेका थिए
म कहिल्यै भीडमा बसिन।
म एकलै बसें कारण तपाईंको दैविक हात ममाथि थियो
अनि तपाईंले म भित्र क्रोध भरिदिनु भएको थियो।

18 किन मलाई कष्ट भइरहन्छ?
मेरो घाउ गहिरो छ
जुन निको हुनलाई गाह्रो मानिरहेको छ?
मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ,
एउटा खोल्सा जसमाथि भरोसा नै छैन।

19 तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्कियो भने म तिमीलाई ल्तिनेछु
र तिमीले मेरो सेवा गर्नेछौ।

यदि तिमीले महत्वपूर्ण कुराहरू गर्यो,
अनि महत्वहीन शब्दहरू बोलेनौ भने तिमी मेरा प्रवक्ता हुन सक्छौ।
यर्मिया! यहूदाका मानिसहरू बद्दिलनु पर्छ
अनि तिमीकहाँ आउँनु पर्छ
तर तिमी तिनीहरूकहाँ जानु हुँदैन।

20 म तिमीलाई बलियो बनाउनेछु
र ती मानिसहरूले तिमीहरूलाई
काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्।
यहदाका मानिसहरू तिमीसित लडनेछन्।
तर तिनीहरूले तिमीलाई परास्त गर्नु सतैनन
कारण म तिमीसित रहनेछु,
म तिमीलाई सहायता गर्नेछु
र बचाउँनेछु”

परमप्रभु भन्नुहुन्छ।

21 “म तिमीलाई दुःख मानिसहरूबाट जोगाउने छु।

ती मानिसहरूले तिमीलाई डर देखाउँछन् तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”

16

महा-बिपद्को दिन

- 1 परमप्रभुको यो सन्देश मकहाँ आयो:
- 2 “यर्मिया, यहाँ तिमीले विवाह गर्न हुँदैन। तिमीसँग यस ठाउँमा कुनै छोरा-छोरी हुनु हुँदैन।”
- 3 परमप्रभुले ती छोरा-छोरीहरूको विषयमा भन्नुभयो जो यहदाको भूमिमा जन्मिएका छन्। अनि परमेश्वरले ती नानीहरूका आमा-बाबुहरूको बारेमा त्यस्तो भन्नुभयो,
- 4 “ती मानिसहरूले डरलाग्दो मृत्यु मर्ने छन्। कोही पनि तिनीहरूका लागि रुने छैन। कसैले पनि तिनीहरूलाई दफन गर्ने छैन। तिनीहरूको शरीरहरू गोबरहरू जस्तो भूँडमा लडिरहनेछ। ती मानिसहरू शत्रुहरूको तरवारले मर्नेछन्, अथवा भोकले मर्नेछन्। तिनीहरूका मृत शरीरहरू आकाशमा उड्ने चराहरू र पृथ्वीमा बग्ने जनावरहरूको लागि भोजन हुनेछ।”
- 5 यसर्थ परमप्रभु भन्नुहुन्छ, “यर्मिया, तिमी त्यो घरमा नजाऊ जहाँ मृत मानिसको अन्त्येष्टीको भोज भैरहेको छ। मृतको लागि विलाप गर्नु अनि रूनु नजाऊ कारण मैले त्यस मानिसबाट मेरो शान्ति, आशीर्वाद, मेरो माया अनि दया फर्काएको छु,” परमप्रभु भन्नुहुन्छ।
- 6 “यहदाको भूमिमा ठूलो तथा साना सबै मानिसहरू मर्नेछन्। कसैले पनि तिनीहरूलाई दफनाउने छैन, न त तिनीहरूका निम्ति रुने नै छन्। कसैले पनि तिनीहरूका निम्ति केश तथा दाही खौरने छैनन्।
- 7 शोक गर्नेहरूलाई कसैले भोजन दिने छैनन्। तिनीहरूका बाबु अथवा आमा मर्दा सान्त्वना दिनलाई कसैले तिनीहरूलाई एक प्याला दाखरस पनि दिने छैनन्।
- 8 “यर्मिया, त्यस्तो घरमा नजाऊ जहाँ मानिसहरू उत्सव मनाई रहेका हुन्छन्। त्यो घरमा पिउन, खान र बस् नजाऊ।
- 9 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीघ्र नै तिमीले आफ्नो जीवनकाल नै देख्छौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछु।’
- 10 “यर्मिया, तिमीले यहदाका मानिसहरूलाई यी कुराहरू भन् अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भुल गरेका छौ? हामीले हाम्रो परमेश्वरको विरुद्ध के पाप गरेकाछौ?’
- 11 तब तिमीले ती मानिसहरूलाई यी कुराहरू भन्ने पर्छ ‘कारण तिम्ना पिता-पुर्खाहरूले मलाई त्यागेकाछन्।’ परमप्रभुले घोषणा गर्नु हुन्छ, ‘अनि अन्य देवताहरूको अनुसरण गरी तिनीहरूको सेवा गरे अनि अर्चना गरे। तिनीहरूले मलाई त्यागिदिए अनि मेरा व्यवस्थाहरू मान्न अस्वीकार गरे।
- 12 तिम्ना पिता-पुर्खाहरूले भन्दा तिमीहरूले अझ बढी पाप गरेकाछौ। तिमीहरू अत्यन्त हठी छौ अनि तिमीहरूले त्यस्ता कुराहरू मात्र गर्थौ जुन तिमीहरूका मनले सुझाव दिथो। तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ।
- 13 यसकारण म तिमीहरूलाई देशबाट निकाली दिनेछु। म तिमीहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले पनि नदेखेको विदेशमा जानु बाध्य गराउनेछु। त्यस देशमा तिमीहरू रात-दिन अरु देवताहरू पूज्नेछौ। म तिमीहरूलाई कहिल्यै सहायता गर्ने छैन।’
- 14 “मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमप्रभु जसरी बाँच्नु हुन्छ। उहाँले मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई बाहिर निकालेर ल्याउनु भयो।’ तर समय आउँदछ जति बेला मानिसहरूले यी वचनहरू भन्नेछैनन्।” यो सन्देश परमप्रभुबाट आएको हो।
- 15 मानिसहरूले शपथ ग्रहण गर्नेछन्, “परमप्रभु जसरी बाँच्नु हुन्छ। परमप्रभु जसले इस्राएलका मानिसहरूलाई भूमिको उत्तरी भाग र अन्य सबै भागहरूबाट ल्याउनु भएको हो, तिनीहरू त्यहाँबाट धपाइएका थिए।” मानिसहरू ले यी वचनहरू भन्नेछन् किनभने मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जमीनमा म तिनीहरूलाई फर्काई ल्याउनेछु।
- 16 परमप्रभु भन्नुहुन्छ, “म धेरै जालहारीहरूलाई पठाउँनेछु। तिनीहरूले यहदाका मानिसहरूलाई समात्रेछन्। तब म धेरै शिकारीहरूलाई पठाउनेछु, जसले तिनीहरूलाई पहाडमाथि प्रत्येक पर्वत अनि चर्केको चट्टानहरूमा शिकार गर्नेछन्।
- 17 तिनीहरूले गर्ने प्रत्येक कुरा म हेर्छु। यहदाका मानिसहरूले कुनै कुरा म देखि लुकाउन सतैनन। तिनीहरूले मबाट पाप लुकाउन सतैनन।
- 18 म यहदाका मानिसहरूले गरेका अधर्म कामहरूका निम्ति पुन क्षतिपूर्ण गर्नेछु। म तिनीहरूलाई प्रत्येक पापको दोबर दण्ड दिनेछु। म तिनीहरूलाई त्यसो गर्नेछु किनभने तिनीहरूले मेरो भूमि घृणित मूर्तिहरूद्वारा दूषित पारि दिए अनि तिनीहरूले मेरो देश तिनीहरूका घृणित मूर्तिहरूले भरिदिए।”
- 19 हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ।
तपाईं संकटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ।
सारा पृथ्वीका कुना-कुनारीट जातिहरू तपाईंकहाँ आउँछन्।
तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झटा देवताहरू थिए।
तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे,
जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।
- 20 के कुनै मानिसले वास्तविक देवताहरू बनाउनुसक्छ?

अहँ तिनीहरू वास्तविक देवताहरू होइनन्।”

21 परमप्रभु भन्नुहुन्छ, “यसर्थ जसले मूर्तिहरू बनाउँछन्।
तिनीहरूलाई अघिबाटै म मेरो शक्ति
र बल विषयमा बताउनेछु।
तब तिनीहरूले जान्नेछन कि मेरो नाउँ परमप्रभु हो।”

17

- हृदयमा लेखिएको दोष
- 1 “यहूदाका मानिसहरूका पापहरू
तिनीहरूका हृदयको पाटीमा
अनि तिनीहरूका वेदीको सिंगहरूमा
तिखो फलामले लेखिएको थियो।
 - 2 तिनीहरूका नानीहरूले
झुटा देवताहरूका बेदीहरू संझन्छन्।
तिनीहरूले काठको स्तम्भहरू संझन्छन्
जुन अशिराहलाई समर्पित गरेको थियो।
तिनीहरूले यी कुराहरू हरियो रूखहरू मनी
अनि पहाडहरूमाथि संझन्छन्।
 - 3 म मेरो पहाड,
तिमीहरूका सम्पत्ति
अनि मूल्यवान वस्तुहरू
लुटेको समान झैं अरूलाई दिनेछु।
तिमीहरूले तिमीहरूको सम्पूर्ण देशमा
पापको दाम स्वरूप म ती चीजहरू दिनेछु।
 - 4 तिमीहरूले मैले दिएको भूमि उम्काउनेछौ।
विदेशमा तिमीहरूले शत्रुहरूको सेवा गर्नेछौ
कारण तिमीहरूले मेरो क्रोधलाई तातो आगो झैं बनायो
जुन सदा सर्वदाका निम्ति बलिरहनेछ।”
- मानिसहरूमा आस्था, अनि परमप्रभुमा आस्था
- 5 परमप्रभुले यी कुराहरू भन्नुभयो
“जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ
अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ
र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार।
 - 6 ती मानिसहरू मरुभूमिमा उम्रने पोथ्रा झैं हुनेछन्
अनि उन्नति तिनीहरूले देख्ने छैनन्।
तिनीहरूले असल देख्दैनन्
जब यो आउँछ।
 - 7 त्यो मानिस धन्य हो
जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ।
 - 8 त्यो मानिस पानीको छेवमा रोपिएको रूख जस्तै हुनेछ
जसले खोल्सा सम्म आफ्नो जराहरू फैलाएको हुन्छ।
यसकारण त्यो वृक्ष गरम कालमा डराउँदैन।
यसका पातहरू खडेरी पर्दा पनि
हरियै रहन्छन्
अनि यसमा फल फल्नु छोड्दैन।
 - 9 “मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ।
त्यो कहिल्यै निको नहुने हुन्छ।
यसलाई कसैले बुझ्न सक्तैन।
 - 10 तर म हूँ,
म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु
अनि उसको कर्म
र योग्यता अनुसार फल दिन्छु।
 - 11 एकजना मानिस जसले आफ्नो अधिकार बाहिरबाट सम्पत्ति पाँउछ
त्यो अण्डा नपारी चिडना काड्ने चरा जस्तै हो।
उसले आफ्नो सम्पत्ति जीवनको आधा अथवा अन्तिममा हराउँछ
अनि उ मूर्ख बनिन्छ।”
 - 12 आदिदेखि हाम्रो मन्दिर

परमप्रभुको लागि महिमायमय सिंहासन भएको हो।
यो एकदमै मुख्य पवित्र स्थान हो।

13 हे परमप्रभु! तपाईं इस्राएलको आशा हुनुहुन्छ,
तिनीहरू सब जसले छोडछन्, पछि तिनीहरू लज्जित हुनेछन्।

भूमिमा जसले तपाईंलाई छोडनेछन्।

तिनीहरूको नाउँ माटोमा लेखिनेछ*।

किनभने तिनीहरूले परमप्रभुलाई, जीवित जलश्रोतलाई त्यागे।

यर्मियाको तेस्रो गुनासो

14 हे परमप्रभु, यदि तपाईंले मलाई निको पार्नुभयो भने,
म साँच्चि नै निको हुनेछु यदि तपाईंले मलाई बचाउनु भयो भने, म साँच्चि नै बाँच्ने छु।

परमेश्वर, म तपाईंको गुण गाउँछु।

15 तिनीहरूले मलाई सोच्छन्,

“परमप्रभुबाट आएको वचन कहाँ छ?
आउन देऊ!”

16 परमप्रभु, म तपाईंको गोठोला बनिनुबाट
भागेर गईं।

मैले शोकपूर्ण दिनको कहिल्यै इच्छा गरिन।

तपाईं जान्नुहुन्छ

तपाईंको मैले अघि के भनेको थिएँ

यो तपाईंको सामु छ।

17 मलाई डर नदेखाउनु होस्।

तपाईं मेरो विपत्तिको दिनमा शरण स्थान हुनुहुन्छ।

18 मलाई खेदनेहरूलाई लाज होस्,

तर मलाई लज्जित नपार्नुहोस्।

तिनीहरूलाई डर देखाउनु होस्

तर मलाई होइन।

तिनीहरूमाथि ध्वंसको दिन आबोस्।

तिनीहरूलाई ध्वंस पार्नु होस्।

तिनीहरूलाई फेरि ध्वंस पनि पार्नु होस्।

विश्राम दिनलाई पवित्र राखी रहनु

19 परमप्रभुले यी कुराहरू मलाई भन्नुभयो “यर्मिया, प्रवेशद्वारमा जाऊ जहाँबाट यहूदाका राजाहरू भित्र जान्छन् अनि बाहिरा आउँछन् त्यहाँ खडा
भई बस। त्यसपछि यरूशलेमको अन्य प्रवेश द्वारहरूमा जाऊ।”

20 मानिसहरूलाई यी वचनहरू भन “परमप्रभुका वचनहरूमा कान थाप। हे यहूदाका राजा अनि यहूदाका मानिसहरू, अनि यरूशलेमका
बासिन्दाहरू। प्रत्येक मानिस जो यो फाटकबाट पस्छन् मेरो कुरा सुन।

21 परमप्रभुले यी कुराहरू भन्नुहुन्छ ‘तिमीहरूका जीवनका निम्ति विश्राम दिनमा कुनै भारी नबोके। यरूशलेमको प्रवेशद्वार भए विश्राम दिनमा
भारी नल्याऊ।

22 विश्राम दिन आफ्ना घरबाट कुनै भारी ननिकाल। त्यसदिन कुनै काम नगर। तिमीहरूले त्यो दिन पवित्र राख्छौं जस्तो मैले तिमीहरूका
पिता-पुर्खाहरूलाई आदेश दिएको थिएँ।

23 तर तिम्ना पिता-पुर्खाहरूले आज्ञा पालन गरेनन्। तिमीहरूले ममा कुनै ध्यान दिएनन्। तिम्ना पिता-पुर्खाहरू अत्यन्त हठी थिए। कुनै संशोधन
तिनीहरू सुन्दैनथे अथवा ग्रहण गर्दैनथे।”

24 परमप्रभु भन्नुहुन्छ, “ ‘तर यदि तिमीहरूले मेरो कुरा सुनेर विश्रामको दिन शहरका मूल-द्वारहरूबाट कुनै भारी भित्र ल्याएनो र विश्राम दिनलाई
पवित्र मानी कुनै पनि काम गरेनौ भने।

25 “ ‘यदि तिमीले मेरो आदेश पालन गर्यौ भने, तब राजाहरू अनि राजकुमारहरू जो दाऊदका सिंहासनमा बस्छन् यरूशलेमको प्रवेशद्वारबाट
आउँनेछन्। ती राजाहरू रथहरू र घोडाहरूमाथि चढेर आउनेछन्। यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूका नायकहरू ती राजाहरूसित
आउँनेछन्। सदा सर्वदा यरूशलेमले यस प्रवेशद्वारमा मानिसहरूलाई स्वागत गर्नेछन्।

26 यहूदाका शहरहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। यरूशलेम वरिपरिका सु-साना गाउँहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। मानिसहरू
बिन्ध्यामीन परिवारहरूको जमीनबाट राफेलको पहाडीदेशबाट अनि नेगेबबाट आउनेछन्। ती मानिसहरूले होमबलि, मेलबलि, अन्नबलि, र धूप र
धन्यवादको बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन्।

27 “ ‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ भने; यदि तिमीहरूले विश्रामको दिनमा यरूशलेमभित्र भारीहरू ल्यायौ भने, तिमीहरूले यस दिनलाई
पवित्र दिन मानेका हुँदैनौ। यसकारण म आगो सल्काउनु शुरू गर्नेछु जुन निभाउन सकिन्दैन। त्यो आगो यरूशलेमको प्रवेशद्वारहरू देखि शुरू हुनेछ,
अनि यरूशलेमको राजमहलहरू जलाउनेछ।”

18

कुमाले र माटो

1 यर्मियाकहाँ आएको यो परमप्रभुको सन्देश हो

2 “कुमालेको घरमा जाऊ अनि म त्यहाँ तिमीलाई मेरा बचनहरू सुनाउनेछु।”

* 17:13: नाउँ माटोमा लेखिनेछ यसको अर्थ यो हुन सक्छ कि “एक मानिस चाँडै मर्नेवाला छ।” जसको नाउँ सचिमा लेखिएको छ। अथवा बाल्वामा लेखिएको नाम मेटिएँ अथवा त्यस मानिसको
जीवन छिट्टै शेष हुनेछ।

- 3 यसकारण म कुमालेको घातिर गएँ। कुमालेले चक्रमा माटो लिएर काम गरिरहेको मैले देखें।
 4 उसले नरम माटोबाट एउटा हौँडी बनाउँदथ्यो। तर हौँडीमा केही भूल रह्यो। यसर्थ उसले त्यो विगार्यो अनि उसलाई जुन माटो सही लाग्यो त्यसैबाट अर्को एउटा हौँडी बनायो।
 5 तब परमेश्वरको सन्देश मकहाँ आयो
 6 “इस्त्राएलका धराना, तिमीहरू जान्दछौ कि म, परमेश्वर तिमीहरूसँग पनि त्यस्तै काम गर्न सक्छु। तिमीहरू कुमालेको हातको माटो जस्तै छौ। अनि म कुमाले जस्तो हुँ।
 7 एक समयमा एउटा जाति अथवा एउटा राज्यको बारेमा बोल्न सक्नेछु अनि भन्नेछु कि म यसलाई तान्छु र ध्वंस पार्नेछु।
 8 तर त्यस राज्यका मानिसहरूले आफ्ना हृदय र जीवन शैली परिवर्तन गर्न सक्छन्। तिमीहरूले अधर्म कामहरू गर्न छाड्नुला। तब म पनि मेरो मन बदलनु सकौला। अनि ध्वंस पार्ने मेरो प्रस्ताव नलिउँला।
 9 अर्को एक समय आउन सक्ला जब म एउटा राज्य अथवा जातिको बारेमा यसलाई खडा र स्थापित गराउँछु।
 10 तर यस्तो हुन सक्छ कि त्यो राज्यका मानिसहरूले नराप्ता कर्महरू गर्न सक्छन अनि मेरा आज्ञाहरू उल्लंघन गर्न सक्छन। तब राम्रा कामहरू जो मैले गर्न योजना गरको थिए त्यस विषयमा मेरो मन परिवर्तन गर्नेछु।
 11 “यसकारण यर्मिया, अब यहदाका मानिसहरू र यस्शलेसमा बस्ने मानिसहरूलाई भन ‘यही नै परमेश्वर भन्नुहुन्छ म तिनीहरूको लागि सकृष्टहरू तैयार पारिरहेछु अनि तिनीहरूका विस्त्रुद योजनाहरू बनाइहेछु। यसकारण तिनीहरूले अनिष्ट कामहरू गर्नु बन्द गरौस। प्रत्येक मानिस परिवर्तन होऊ र असल कुराहरू गर।’
 12 तर यहदाका मानिसहरूले जवाफ दिन्छन्। ‘निर्थक हो प्रयास गर्नु हामी जे चाहन्छौ त्यही गर्नेछौ। हामी अट्टेरी अनि दुष्ट हृदयले जे सुझाव दिन्छ त्यही गर्छौ।’ ”

13 यसकारण परमप्रभु भन्नुहुन्छ:

“अन्य जातिहरूलाई यो सोध:

‘के तिमीहरू कसैले कन्या छोरी इस्त्राएलले गरे झैं दुष्ट कर्महरू गरेको सुनेका छौ?’

अनि इस्त्राएल परमेश्वरको लागि अति प्रिय हो।

इस्त्राएल परमेश्वरको लागि नव-वधु जतिकै हो।

14 तिमीहरू जान्दछौ कि
 लबानोन पर्वतहरूबाट हिउँ कहिल्यै अल्पिदैन
 अनि बगिरहने चिसो पानी कहिल्यै सुक्दैन।

15 तर मेरा मानिसहरूले

मलाई बिर्सिए।

तिनीहरूले अन्य देवताहरूलाई बलिहरू चढाए।

तिनीहरू पुरानो पथबाट पल्टिए।

अहिले तिनीहरू राम्रा सडकहरू छाडेर
 किनाराका पथहरू पछ्याउँछन्।

16 तिनीहरूको भूमि जन शून्य
 एक निन्दाको वस्तु हुनेछ।

त्यहाँबाट जाने पथिकहरू दुःखित हुन्छन्

अनि तिनीहरू आफ्नो टाउको हल्लाउँनेछन्।

17 पूर्वबाट बतासले उडाएको चीजहरू जस्तै
 म यहदाका मानिसहरूलाई छरपाए पारिदिनेछु।

तिनीहरूले मलाई मुद्दत गर्न गएको देखे छैनन्

तर मैले तिनीहरूलाई छाडेर गएको देखेछु।”

यर्मियाको चौथो गुनासो

18 तब यर्मियाका शत्रुहरूले भने, “यर्मियाको विस्त्रुद योजनाहरू तैयार गरौ। पूजाहारीले दिएको व्यवस्था अथवा ज्ञानीबाट पाइएको सल्लाह अथवा अगमवक्ताको सन्देश नाश हुनेछैन। यसकारण उसको बारेमा झूटा कुराहरू प्रचार गरौ ताकि ऊ नाश होस। उसले भनेको कुराहरू प्रति ध्यान नदिऊँ।”

19 हे परमप्रभु ध्यान दिनुहोस्!

अनि सुन्नुहोस् मेरा शत्रुहरू के भन्दैछन्।

20 के मानिसहरूले असलको सट्टामा खराब फर्काउनु पर्छ?

अँह सम्झना गर,

म तपाईं समक्ष उभिँएँ

अनि तिनीहरूका निम्ति तिमीमा भएको क्रोध हटाउँन
 तपाईंसित वकालत गरे।

तर तिनीहरूले मलाई जालमा फसाउँन प्रयास गरिरहेकाछन्।

21 यसकारण तिनीहरूका नानीहरू भोक भोकै मरन्।

शत्रुका तरवारहरूले तिनीहरू परास्त हउन।

तिनीहरूका पत्नीहरू छोरा-छोरी बिहीन होऊन्।

यहदाका मानिसहरू मृत्यु तिर धकेलिउन्।

तिनीहरूका पत्नीहरू विधवाहरू होऊन्। जवानहरू युद्ध-भूमिमा मारिउन्।

22 जब हटात तिमी तिनीहरूका विस्त्रुद शत्रुहरू ल्याउँछौ

तिनीहरूको घरमा ठूलो चित्कार होस।

यी आपदहरू आइलागुन् किनभने तिनीहरूले मलाई फसाउनु खाडल खने अनि मेरो खुट्टा समात्र पासो लुकाए।

23 हे परमप्रभु, मलाई मार्ने तिनीहरूका योजनाहरू तपाईं जान्नुहुन्छ।

तिनीहरूका अपराधहरू क्षमा नगर्नु होस। तिनीहरूका पापहरू नमेटिदिनो होस।

मेरा शत्रुहरूलाई ध्वंस गर्नु होस।

जब तपाईं क्रोधित हुनुहुन्छ। ती मानिसहरूलाई दण्ड दिनु होस।

19

फुटेको भाँडो

1 परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, जाऊ अनि कुमालेकोबाट माटोको भाँडो किन। मानिसहरूका केही प्रमुखहरू र पूजाहारीहरू कहाँ लैजाऊ।
2 बेन हिन्नोमको बेसीमा जाऊ, जुन खपटे प्रवेशद्वारको नजिकै छ बेन मैले तिमीलाई जे भनेको छ त्यस ठाउँमा ती कुराहरू तिनीहरूलाई घोषणा गर्नु पर्छ।

3 अनि भन, ‘परमप्रभुको वचन सुन, हे यहूदाका राजाहरू अनि यरूशलेमका मानिसहरू हो, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, म यस ठाउँमा सर्वनाश ल्याउँदछु अनि यो सुनेर हरेक मानिस आश्चर्यचकित हुनेछ।

4 म ती कुराहरू हुन दिनेछु किनभने यहूदाका मानिसहरूले मलाई त्यागेका छन्। तिनीहरूले यो ठाउँ विदेशी मूर्तिहरूले भरेका छन्। यहूदाका मानिसहरूले अन्य देवताहरूलाई बलिहरू चढाए जसलाई न तिनीहरूका पिता-पुर्खाहरू न यहूदाका राजाहरूले चिनेका छन्। अनि तिनीहरूले यो ठाउँ निर्दोष रगतले भरिदिए।

5 आफ्नो नानीहरू बाललाई अगोमा चढाउनु तिनीहरूले अल्गा ठाउँहरू बनाए। मैले तिनीहरूलाई यसो गर्नु भनिन। मैले तिनीहरूलाई आफ्नो नानीहरू बलिदान गर्नु भनिन। मैले यस्तो कुराहरू सोचिन पनि।

6 अहिले मानिसहरूले यस ठाउँलाई तोपेत र बेन-हिन्नोमको खाडी भन्छन्। तर, म तिमीहरूलाई यो चेतावनी दिन्छु। यो परमप्रभुको सन्देश हो त्यस्तो दिनहरू आइरहेछ, जब मानिसहरूले यसलाई हत्याको खाडी भन्नेछन्।

7 यस ठाउँमा, म यहूदा र यरूशलेमका योजनाहरू नष्ट पारिदिनेछु। म तिनीहरूलाई आफ्नो शत्रुहरूको तरवार अधि पर्ने बनाउनेछु तिनीहरूको सम्मुख पारिदिनेछु जसले तिनीहरूको जीवन खोजिरहेका छन्। म तिनीहरूको लाशहरू जंगली जनावर र चरा चुराइहरूको आहार बनाइदिनेछु।

8 म पूर्णरूपले यस शहरलाई ध्वंस पारिदिनेछु अनि यरूशलेम भाए जाने पथ-यात्रीहरू यसको विनाशमा व्याकुल भएर टाउंको हल्लाउनेछन्।

9 शत्रुहरूले शहरको चौतैरि सेना ल्याउने छन्। ती सेनाहरूले जसले तिनीहरूको जीवन खोजिरहेका छन् तिनीहरूलाई घेरामा पार्नेछन्। म तिनीहरूलाई आफ्नै नानीहरूको र एक-अर्काको मासु खाने बनाउँछु।’

10 “तब तिमीसित जो जो गएका छन् तिनीहरूको उपस्थितिमा भाँडो फुटाऊ।

11 त्यस समयमा यी वचनहरू भन ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ म यहूदाको राज्य र यरूशलेमको शहर, जसरी कसैले कुमालेको भाँडा फुटाउँछ र त्यो जोडिन हुनु सक्दैन। मृत शरीरहरू तोपेतमा दफनाइनेछ जब सम्म त्यहाँ जग्गा शेष हुँदैन।

12 म यस्तो यस भूमिमा र यसका बासिन्दाहरूका निम्ति गर्नेछु। म यस शहरलाई तोपेत झै पार्नेछु।’ यही परमप्रभुको सन्देश थियो।

13 ‘यरूशलेमका घरहरू र यहूदाको राजाका महलहरू तोपेतको ठाउँहरू जस्तै “अशुद्ध” पार्नेछु। यस्तो चीजहरू किन हुन्छ? किनभने मानिसहरूले ती घरहरूका छानामाथि झट्टो देवताहरू पूजे। तिनीहरूले ताराहरू पूजे र तिनीहरूका सम्मानमा होमबलि समपति गरे। तिनीहरूले अरू देवताहरूलाई अर्धबलि चढाए।’ ”

14 तब यर्मिया तोपेतबाट गए जहाँ परमेश्वरले उसलाई प्रचार गर्न भन्नु भएको थियो। यर्मिया परमेश्वरको मन्दिर तिर गए अनि मन्दिरको चोकमा उभिए। यर्मियाले सबै मानिसहरूलाई भने

15 ‘यो सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको हो ‘म यरूशलेममा र यसको वरिपरिका गाउँहरूमा धेरै प्रकारका नराम्रा कुराहरू घटाउनेछु। यो हुने छ किनभने तिनीहरू मेरो आदेशहरू पालन गर्न एकदमै अटेरी गर्छन्। म चाँडै ती कुराहरू घटाउने छु।’ ”

20

यर्मिया र पशुहरू

1 पशुहरू नाउँ भएको एकजना पूजाहारी थिए। उनी परमेश्वरको मन्दिरको मुख्य अधिकारी थिए। पशुहरू इम्मेरको छोरो थिए। पशुहरूले यर्मियाले ती कुराहरू प्रचार गरेका सुने।

2 यसकारण उसले यर्मिया अगमवक्तलाई कुटे अनि ठिँगरामा हाले। यो बिन्यामीनको ढोकाको माथिल्लो प्रवेशद्वारमा भएको थियो।

3 अर्को दिन पशुहरूले यर्मियालाई ठिँगरुबाट मुक्त गरिदिए। तब यर्मियाले पशुहरूलाई भने, “परमेश्वरले तिमीलाई दिएको नाउँ पशुहरू होइन। अहिले तिमीलाई परमप्रभुले दिनुभएको नाउँ हो, ‘डरले घेरिएको।’

4 यो तिम्नो नाउँ हो किनभने परमेश्वर भन्नुहुन्छ, ‘म तिमी स्वयंलाई आतङ्क बनाई दिनेछु। म चाँडै तिम्ना मित्रहरूका निम्ति तिमीलाई एक आतङ्क बनाइदिनेछु। शत्रुहरूले आफ्नो तरवारद्वारा तिम्ना साथीहरूलाई मारिरहेको तिमीहरूले देखेछौं म यहूदाका मानिसहरूलाई बाबेलका राजाकहाँ सुम्पने छु। उसले यहूदाका मानिसहरूलाई बाबेलमा अनि सेनाले आफ्ना तरवारहरूले यहूदाका मानिसहरूलाई मार्ने छन्।

5 शहरका सम्पत्तिहरू, यसका नाफा, सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सम्पत्तिहरू तिनीहरूकै शत्रुहरूलाई नै दिनेछु। शत्रुहरू यी सबै सम्पत्तिहरू बाबेलको राजधानीमा लानेछन्।

6 तिमी र तिम्नो घरमा बसे मानिसहरू सबैलाई टाढा लगिने छ। तिमीहरूलाई बाबेल राज्यमा जान वाध्य गराइनेछ। अनि तिमीहरू विदेशी राज्यमा मर्नेछौं अनि त्यहाँ तिमीहरू दफनाइनेछौं। तिमीले तिम्ना साथीहरूलाई मिथ्या कुराहरू प्रचार गरेकाछौं। तर तिम्ना सारा मित्रहरू पनि मर्नेछन् र बाबेलमा दफन गरिनेछन्।’ ”

यर्मियाको पाँचौ गुनासो

7 हे परमप्रभु! तपाईंले मलाई धोका दिनुभयो, अनि म धोकामा परे।

तपाईं बलियो हुनुहुन्छ, यसर्थ तपाईंले मलाई जित्रु भयो।

मानिसहरू मसित हाँदछन्

अनि दिनभरि मलाई हाँसोको पात्र बनाउँछन्।

8 जब जब म बोल्छु, चिच्याउँछु,
म हिंसा र विनाशको विरोधमा चिच्याइरहेछु।

म मानिसहरूलाई त्यो सन्देश भन्छु जुन परमप्रभुले मलाई भन्नुभयो।
तर मानिसहरूले सधैं मसित खिसी गर्छन् र मेरो हाँसो उडाउँछन्।

9 कहिले काँही म स्वयंलाई भन्छु,
“म परमप्रभु विषयमा सबै भुल्नेछु
अनि म अब उप्रान्त परमेश्वरको नाउँमा बोल्ने छैन।”

तर जब म त्यसो भन्छु,
परमप्रभुको वचनहरू मेरो हड्डीभित्र
आगो जलिरहे झैं म भित्र बल्छ।
यसले मलाई थकाउछ अनि म सहन सक्तिन।

10 म मेरो विषयमा मानिसहरू
जही-तही कानिखुशी गरेको सुन्छु,
तिनीहरू भन्छन्,
“चरैतिर आतंक छ!

यो घोषणा गरौं।
मेरा साथीहरू पनि मलाई
भ्रममा पार्न पखिरहेका छन्।
यी मानिसहरू भन्छन्
सायद उसलाई छक्काउनु
अनि हामी जित्र सक्छौं।
तब ऊ माथि हामी बद्ला लिनेछौं।”

11 तर परमप्रभु मसँग
बलियो सिपाही जस्तो हुनुहुन्छ।
यसकारण मानिसहरू
जो मेरो पछि लागेकाछन्
तिनीहरू लट्पटिनेछन्
अनि मलाई जिद्दु सक्ने छैनन्।
तिनीहरू हारको सम्मुख हुनु पर्नेछ,
लज्जित हुनेछन् र यो कहिल्यै भुलिनेछैन।

12 हे सेनाहरूका परमप्रभु! तपाईंले के सही जाँचनु हुन्छ
अनि मानिसको इच्छाहरू र हृदयहरूको परीक्षा गर्नुहुन्छ।
मैले तिनीहरूको विरोधमा नालिश प्रश्रुत गरेकोछु।
तिनीहरूमाथि तपाईंको प्रतिकार हेरौं।

13 परमप्रभुको स्तुति गाऊ।
परमप्रभुको प्रशंसा गर।
किनभने परमप्रभुले गरीब मानिसहरूलाई
दुष्ट मानिसहरूबाट बचाउनु हुन्छ।

यर्मियाको छैटौं गुनासो
14 म जन्मेको दिन श्रापित होस्।
त्यो दिनलाई धन्य नमान जुन दिन म आमासँग थिएँ।

15 त्यो मानिस श्रापित होस्
जसले मेरा बाबुलाई म जन्मेको खबर सुनायो
उसले भन्यो, “तिमीले एउटा छोरो पायो।”
उसले मेरो बाबुलाई अत्यन्त खुशी बनायो
जब उसले मेरो बाबुलाई त्यो खबर सुनायो।

16 त्यो मानिस परमेश्वरले ध्वंस गर्नु भएको शहरहरू जस्तै होस्।
ती शहरहरूमाथि परमप्रभुको दया छैन।
त्यस मानिसले बिहान कष्टको आवाज सुनोस्,
अनि मध्य दिनमा युद्धको चिच्चाहट सुनोस्।

17 किनभने जब म आमाको गर्भमा थिएँ
त्यस मानिसले मलाई मारेन।
यदि त्यसले मलाई त्यस बेला मारेको भए
मेरी आमा मेरो चिहान हुने थिइन।
तिनी सधैंको लागि गर्भवती रहने थिइन।

18 यी सब शोकहरू र संकटहरू भोग्न
अनि लज्जित भएर दिन बिताउन

मेरी आमाको गर्भबाट म किन जन्मे?

21

परमप्रभुले राजा सिदकियाहको बिन्ती रद्द गरीदिनु भयो

1 यर्मियाकहाँ परमप्रभुबाट आएको यो सन्देश हो। यो सन्देश त्यस बेला आएको थियो जब सिदकियाह यहदाका राजाले पशहर नाउँका एक मानिस र सपन्याह नाउँका एक पूजाहारी यर्मियाकहाँ पठाएका थिए। पशहर मलिकयाह नाउँ भएको एक मानिसको छोरो थियो। सपन्याह मासेयाह नाउँका एक मानिसको छोरो थियो। पशहर र सपन्याहले यर्मियालाई सन्देश ल्याएका थिए।

2 पशहर र सपन्याहले यर्मियालाई भने, “हाम्रा निम्ति परमप्रभुलाई प्रार्थना गरिदेऊ। के हुने छ भनेर परमप्रभुलाई सोधी देऊ। हामी जान्न चाहन्छौ। किनभने बाबेलका राजा नबकदनेस्सरले हामीलाई आक्रमण गरिरहेछन्। हुनसक्छ उहाँले बितेका दिनहरूमा गर्नु भए जस्तै परमप्रभुले हाम्रो लागि महान कार्यहरू गरिदिनु हुनेछ। हुनसक्छ परमप्रभुले हामीलाई आक्रमण गर्न नबकदनेस्सरलाई रोक्नु हुनेछ र फर्की जानेछ।”

3 तर यर्मियाले पशहर र सपन्याहलाई भने। उनले भने, “राजा सिदकियाहलाई भन

4 ‘यही नै परमेश्वर, इस्राएलका परमप्रभुले भन्नुहुन्छ: तिमीहरूसँग युद्धका हतियारहरू छन्। तिमीहरूले ती हतियारहरू आफू स्वयंलाई बचाउन बाबेलका राजा र बाबेलवासीहरू विरुद्ध चलाइरहेछौ। तर म ती हतियारहरू तिनीहरूकै विरुद्धमा चलाउनेछु।

“बाबेलका सैन्य शहर वरिपरिका पर्खालहरू बाहिर छन्। त्यो सैन्य शहर वरिपरि छ। म चाँडै त्यो सैन्य यरूशलेमभित्र ल्याउनेछु।

5 म स्वयं मेरा शक्तिशाली हात र बलियो हतियार लिएर तिमीहरूसित लड्नेछु।

6 म यरूशलेमका बसिन्दा दुवै मानिस तथा पशुहरूलाई मार्नेछु। तिनीहरू महा रूढीले मर्नेछन्।”

7 यसपछि, परमप्रभुको यो सन्देश हो, “म यहदाका राजा सिदकियाह, उनका अधिकारीहरू र रूढीले नमारेका शहरमा बाँचेका मानिसहरू नबकदनेस्सरलाई सुम्पिदिनेछु। बाबेलका राजा अनि अरूहरू जो शहरमा बाँकी रहेकाछन्, तिनीहरू सब देशान, तरवार र अनिकालले मर्नेछन्। म तिनीहरूलाई तिनीहरूकै शत्रु र तिनीहरूको जीवन खोज्नेहरूलाई सुम्पिनेछु। तिनीहरूले कुनै दया, क्षमा र सहानुभूति नराखी तरवाले मार्नेछन्।”

8 “यरूशलेमका मानिसहरूलाई यी कुराहरू भन: ‘परमप्रभुले भन्नुहुन्छ, मैले तिनीहरूलाई जीवनको बाटो र मृत्युको बाटो बताएकोछु।

9 ती जो यरूशलेममा बस्दछन् तिनीहरू तरवार, अनिकाल र रूढीले मारिन्छन्। तर जो यरूशलेमबाट बाहिर जान्छन् र आक्रमण गरिरहेका बाबेलका सैन्यलाई। अफि सुम्पिन्छन्, तिनीहरू बाँच्नेछन्।

10 मैले यरूशलेम शहरका मानिसहरूलाई नोकसानमा पार्न निर्णय लिएँ। म शहरलाई भलाई गर्दिन।’ यो परमप्रभुको सन्देश हो: ‘म यरूशलेम शहरलाई बाबेलका राजाकहाँ सुम्पेछु। उसले यसलाई आगोले भस्म पार्नेछ।’”

11 “यी कुराहरू यहदाका शाही परिवारहरूलाई भन,

‘परमप्रभुका वचनहरूलाई महत्व देऊ।

12 हे दाऊदको घराना! परमप्रभु भन्नुहुन्छ:

मानिसहरूलाई निष्पक्ष न्याय गर

र अत्याचारमा परेकाहरूलाई अत्याचारीहरूबाट संरक्षण गर।

यदि तिमीहरूले त्यसो गरेनौ भने

रीसले म निभाउनु नसकिने आगो झैं हुनेछ।

यो साँचो हुनेछ कारण तिमीहरूले धेरै दुष्कर्महरू गरेकाछौ।’

13 “हे यरूशलेम! म तिम्रो विरुद्धमा छु।

तिमी मैदानमा भञ्जयाड

माथिको पहाडमाथि बस्छौ।

तिमी यरूशलेमका मानिसहरू भन्छौ,

‘कसैले तिमीहरूलाई आक्रमण गर्न

र तिमीहरूको शक्तिशाली शहर जित्र सक्नेन।’

तर परमप्रभुबाट आएको वचनहरूलाई ध्यान देऊ।”

14 “तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ।

म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु।

त्यो आगोले तिमीहरू वरिपरि भएका

सारा चीजहरू जलाई दिनेछ।”

22

दुष्ट राजाहरू विरुद्ध न्याय

1 परमप्रभुले भन्नुभयो “यर्मिया, राजाको महलमा जाऊ। यहदाका राजा कहाँ जाऊ र त्यहाँ यो सन्देशको प्रचार गर

2 ‘परमप्रभुबाट आएको यो सन्देश सुन, दाऊदको सिंहासनमा बस्ने हे यहदाका राजा, तिम्रा अधिकारीहरू अनि यी ढोकाहरूबाट पसे मानिसहरू।

3 परमप्रभु भन्नुहुन्छ निष्पक्ष र धार्मिक हौ। अत्याचारमा परेकाहरूलाई अत्याचारीबाट रक्षा गर। विदेशमा जन्मेका नागरिकहरू टुहुरा-टुहुरी अथवा विधवाहरूमाथि नराम्रो नगर। निर्दोष मानिसहरूलाई नमार।

4 यदि तिमीहरूले आज्ञा पालन गर्थौ भने, राजाहरू जो दाऊदको सिंहासनमाथि बस्दछन् अधिकारीहरू सहित रथहरू र घोडाहरूमाथि बसी यी प्रवेशद्वारहरूबाट बसेछन्।

5 यदि तिमीहरूले ती आज्ञाहरू पालन गरेनौ भने, परमप्रभु भन्नुहुन्छ म आफ्नै नाउँमा शपथ लिन्छु म यो राजमहल ध्वंस पार्नेछु।”

6 यसैले परमप्रभु यहदाको राजाको राजमहलको विषयमा भन्नुहुन्छ:

“तँ ता मेरो निम्ति गिलादको जंगल
र लबानोनको पहाड जस्तै छस्।
तर म तँलाई मरुभूमिमा परिणत गरिदिन्छु।
कोही बसो-बास गर्न नभएको शहर तँलाई म उजाड बनाइदिन्छु।
7 म राजदरबार ध्वंस गर्नलाई
हतियार सहित मानिस पठाउने छु।
ती ध्वंसकहरूले तेरा देवदारको रूखहरू काट्नेछन्
र आगोमा फर्काउनेछन्।

8 “धेरै राज्यका मानिसहरू यही शहर भएर जानेछन्। तिनीहरूले एकाकामा सोध्नेछन्, ‘किन परमप्रभुले त्यस्तो डरलाग्दो कुरा यरूशलेम प्रति गर्नुभयो? यरूशलेम त्यस्तो महान शहर थियो।’

9 त्यो प्रश्नको उत्तर यो हुनेछ ‘परमेश्वरले यरूशलेम ध्वंस पार्नुभयो किनभने तिनीहरूले तिनीहरूका परमेश्वर परमप्रभुसित रहेको करार त्यागे। तिनीहरूले अरू देवताहरूलाई पूजा गरे अनि तिनीहरूको सेवा गरे।’ ”

राजा यहोआहाजको विरुद्ध न्याय
10 मेरोको राजाको लागि नस्नु।
उसको लागि विलाप नगर्नु,
बरू त्यो राजाको लागि रूनु
जसले यो ठाउँ नै छोड्न बाध्य भएको छ।
उसको निम्ति रूनु किनभने ऊ कहिल्यै फर्की आउने छैन।
ऊ आफ्नो स्वदेश फेरि देख्ने छैन।

11 यही कुरा शल्लूम (यहोआहाज) योशियाहको छोराको विषयमा परमप्रभु भन्नुहुन्छ। शल्लूम योशियाह राजाको मृत्यु पछि यहूदाका राजा भए।
“यहोआहाज यरूशलेमबाट निस्की टाढा गए। उनी यरूशलेम फेरि कहिल्यै फर्की आउँदैनन्।
12 यहोआहाज त्यो ठाउँमा मर्ने छ जहाँ भिन्नावासीले उनलाई लगेर गए। उनले यो देश फेरि हेर्ने छैनन्।”

यहोयाकीम राजाको विरुद्ध न्याय
13 “हाय त्यसलाई
जसले आफ्नो मानिसहरूलाई
तिनीहरूको श्रमको ज्याला नदिई
बे-ईमान्दरीले महल बनायो,
अझ ठगेर तला थप्यो।

14 “उसले भन्छ,
‘आफ्नो लागि म एउटा ठूलो महल बनाउनेछु।
मेरो माथिल्लो तलामा ठूल-ठूला कोठाहरू हुनेछन्।’
उसले देवदारका पल्लाले झ्यालहरू बनाउँछ रातो रंग लाउँछ।

15 “देवदारले बनाएको तिम्रो विशाल महलले
तिमीलाई महान राजा बनाउँदैन।
तिम्रा पिता खान र पिउनमा सन्तुष्ट थिए।
उनले के ठीक र निष्पक्ष थियो त्यही गरे।
यसर्थ प्रत्येक कुरो नै तिनको राम्रै भयो।

16 तिनले गरीब
र असाहय मानिसहरूलाई मद्दत गरे।
यसकारण प्रत्येक कुरा
तिनको लागि राम्रै भयो।
‘मलाई चिन्नु नै यसको अर्थ हो।’
परमप्रभुले भन्नुभयो।

17 “तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ
त्यो मात्र देख्छ।
तिमी निर्दोष मानिसहरूलाई मार्न,
मानिसहरूलाई टुहनु र चक्काचर् पार्न मात्र चिन्ता गर्छौं।”

18 यसर्थ परमप्रभुले योशियाहका छोरो राजा यहोयाकीमको विषयमा भन्नुहुन्छ,
“यहोयाकीमको लागि यहूदाका मानिसहरू रुने छैनन्,
‘हाय मेरो दाज्यू! हाय मेरी बहिनी! म यहोयाकीमको लागि अत्यन्तै दुःखीत छु।’
भनी तिनीहरू कसैले पनि परस्परमा कुरा गर्ने छैनन्।
यहूदाका मानिसहरू यहोयाकीमको लागि रुने छैनन्।
तिनीहरूले उनको विषयमा भन्ने छैनन्,
‘हाय मेरा मालिक!’

हाय, मेरा महाराज!
तिम्रो मृत्युमा म अत्यन्तै दुःखी छु।'

19 यरूशलेमका मानिसहरूले यहोयाकीमलाई गधालाई जस्तै दफनाउनेछन्।

तिमीहरूले उसको टाउको र शरीर तान्नेछन् अनि यरूशलेमको मूल-ढोकाको बाहिर फर्काउनेछन्।

20 “यहदा, लबानोनको पर्वतमाथि जाऊ र जोडले चिच्याऊ।

बाशान क्षेत्रमा जोडले कराऊ।

अबारीमको पर्वतहरूमा चिच्याऊ

किनभने तिम्रो ‘प्रेमीहरूलाई’ ध्वंश पारिनेछ।

21 “हे यहदा, तिमीले आफै सुरक्षित विचार गर्यौं।

तर मैले तिमीलाई सावधानी रहन चेताउनी दिएँ।

तर तिमीले भन्यौ, ‘म ध्यान दिदिन।’

तिमीले त्यही जीवन शैली अपनायौ जुन तिम्रो युवावस्थालमा थियो।

तिम्रो युवावस्थालदेखि नै तिमीले मलाई मान्न अस्वीकार गर्यौं।

22 हे यहदा! तिम्रा भेडा गोठालाहरूलाई

बतासले उडाई लानेछ।

तिम्रा प्रेमीहरू कैदी बनिनेछन्।

तिमीलाई अपमान गरिनेछ

र पक्कै पनि तिम्रा दोषपूर्ण कर्महरूले

तिमीलाई लज्जित पार्नेछ।

23 “हे लबानोनका बासिन्दा

जो देवदासहरूको माझमा बास गर्छन्,

जब तिमीले व्यथा पाउनेछौ तिमी चिच्याउनेछौ।

प्रसव पीडामा परेकी स्त्री झैं व्यथाले तिमी लडबडी गर्नेछौ।”

यहोयाकीन राजाको विरुद्ध न्याय

24 “जस्तो म निश्चित रूपमा बस्छु,” यो परमप्रभुको सन्देश हो, “म यस्तो तिम्रो लागि गर्नेछु। यहोयाकीमको छोरो यहदाको राजा, यहोयाकीन यदि तिमी मेरो दाहिने हातको छाप-औंठी हुँदो हो त म तिमीहरूलाई थुनेर फर्काउने थिएँ।

25 यहोयाकीन, म तिमीलाई बाबेलका राजा नबूकदनेस्सरलाई र बाबेलवासीहरूलाई सुम्पिनेछु। यी ती मानिसहरू नै हुन जसले तिम्रो प्राण खोजिरहेकाछन् र जोसित तिमी भयभित छौ।

26 म तिमी र तिम्रो अमालाई अर्को देशमा फर्काउनेछु जहाँ तिमीहरू दुवै जन्मेका थिएनौ। तिमी र तिम्रो आमा त्यो देशमा मर्नेछौ।

27 तिनीहरू आफ्नो भूमिमा फर्किने इच्छा गर्छन् तर तिनीहरूलाई अनुमति दिइनेछैन।”

28 के कोन्याह* कसैले आफलको फुटेको भाँडा जस्तो हो

जसलाई कसैले मन पराउदैन?

किन यहोयाकीन र उसको नानीहरू फर्काए?

किन तिनीहरू नजानेको देशमा फर्काए?

29 ए देश, ए देश!

परमप्रभुको सन्देश ध्यान दिएर सुन।

30 परमेस्वर भन्नुहुन्छ, “यहोयाकीनको बारेमा लेख

‘उ एकजना मानिस हो जसको कुनै नानीहरू छैन।

यहोयाकीन आफ्नो जीवन कालमा सफल हुनेछैन।

अनि उसको एउटै पनि सन्तान दाऊदको सिंहासनमा बस्ने छैन।

कुनै पनि उसको सन्तानले यहदामा शासन गर्ने छैन।”

23

1 “त्यो भेडा गोठालाहरूलाई धिक्कार जसले मेरा भेडाहरूलाई ध्वंस र तितर-बितर पार्छ।” यो परमप्रभुबाट आएको सन्देश हो।

2 ती गोठालाहरू (नेताहरू) मेरा मानिसका उत्तरदायीहरू हुन्। अनि इस्राएलका परमेस्वरले, यी कुराहरू ती गोठालाहरूलाई भन्नुहुन्छ “तिमी गोठालाहरूले मेरो बगाललाई चौर तर्फ भगाई दिद्यौ। तिनीहरूलाई भाग्न बाध्य पार्यौ। अनि तिमीहरूले तिनीहरूलाई हेरचाह गरेनौ। तर मैले तिम्रो हेरचाह गरे। तिमीले गरेका दुष्ट कामहरूका निम्ति म दण्ड दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

3 “अब मैले अन्य देशहरू तिर खेदिएका बगाल भेला पार्छु र तिनीहरूलाई चर्ने खकमा ल्याउँछु। जब म मेरा बगाललाई चर्ने खकमा ल्याउँछु तिनीहरू लाभदायक बनिन्छन् र संख्या बढ्छ।

4 म मेरा बगालको लागि नयाँ गोठालाहरूलाई राख्छु। तिनीहरूले मेरो बगालको हेरचाह गर्नेछन्। अनि मेरा बगाल डराउने अथवा भयभीत हुने छैन। मेरो कुनै पनि बगाल हराउने छैन।” यो परमप्रभुबाट आएको सन्देश हो।

धार्मिक “हाँगा”*

5 परमप्रभु भन्नुहुन्छ,

* 22:28: कोन्याह यहोयाकीनलाई कोन्याह पनि भनिन्छ।

* 23:4: “हाँगा” दाऊद परिवारको एक नयाँ राजा।

“अब समय आइरहेछ

कि म दाऊदको कुलमा एउटा धार्मिक ‘शाखा’ स्थापित गर्नेछु।

उसको ज्ञानले शासन चलाउनेछ

र धर्म र न्याय गर्नेछ।

6 त्यस समयमा, यहूदाका मानिसहरूलाई बचाइनेछ,

अनि इस्राएलले सुरक्षित जीवन जिउनेछ।

उहाँको नाउँ यो हुनेछ

परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ।

7 “यसकारण ती दिनहरू आइरहेछन्,” यो सन्देश परमप्रभुबाट आएको हो, “जब मानिसहरूले भन्नेछैनन्, ‘जसरी परमप्रभु जीवित हुनुहुन्छ अनि यो उहाँ नै हुनुहुन्छ जसले इस्राएलका मानिसहरूलाई मिश्र भूमिबाट बाहिर ल्याउनु भयो।’

8 तर मानिसहरूले केही नयाँ कुरा भन्ने छन्। तिनीहरूले भन्ने छन्, ‘जसरी परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वर मात्र हुन जसले इस्राएलका मानिसहरूलाई उत्तर-भूमिबाट ल्याउनु भयो। उहाँले तिनीहरूलाई सम्पूर्ण राज्यहरूबाट ल्याउनु भयो जहाँ उहाँले तिनीहरूलाई पठाउनु भएको थियो।’ त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै भूमिमा बस्नेछन्।”

झूटा अगमवक्ताहरूका विरुद्ध न्याय

9 अगमवक्ताहरूलाई सन्देश

अन्तस्करणमा मेरो हृदय भाँचेको छ।

मेरो सबै हड्डीहरू कामिरहेकाछन्।

यो परमप्रभुको र उहाँको पवित्र वचनको कारणले हो।

म मतवाला मानिस जस्तै भएकोछु।

10 यहूदाका भूमि यस्ता मानिसहरूले भरिएकोछ

जो व्यभिचारीहरू छन्।

यसर्थ परमप्रभुले यस भूमिलाई

श्राप दिनुभयो

अनि खर्क मरुभूमिमा परिणत भएकोछ।

अगमवक्ताहरू दुष्ट छन्।

ती अगमवक्ताहरूले आफ्ना प्रभाव

र शक्ति गल्ती गरी प्रयोग गर्दछन्।

11 “अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्।

तिनीहरूको दुष्ट्याई मैले मेरो मन्दिरमा देखेकोछु।

यो सन्देश परमप्रभुबाट आएको हो।

12 यसकारण, म तिनीहरूलाई मेरो सन्देश दिन रोक्नेछु।

तिनीहरूको बाटो अन्धकारले ढाकेको चिप्लो हुनेछ

अनि तिनीहरू कालो अन्धकारमा झर्नेछन्।

म ती पूजाहारीहरू

र अगमवक्ताहरूमाथि

विपद ल्याइ सजाय दिनेछु।”

यो परमप्रभुबाट आएको सन्देश हो।

13 “मैले सामरियामा अगमवक्ताहरूलाई

अगमवाणी दिएर नराप्रो काम गरिरहेकोछु।

बाल देवताको नाउँमा तिमीहरूले इस्राएलका मानिसहरूलाई पथभ्रष्ट गराए।

14 मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु।

तिनीहरूलाई व्यभिचारपूर्ण कर्ममा लिप्त छन्।

तिनीहरू झूटो बोल्छन् अनि दृष्ट मानिसहरूलाई सहयोग दिन्छन्।

त्यही कारणले मानिसहरूले दुष्ट काम गर्न रोकिदैनन्।

तिनीहरू सदोमका मानिसहरू जस्ता छन्।

अब यसशलेम मेरो निम्ति गोमोरा जस्तै भएकोछ।”

15 यसकारण सेनाहरूका परमप्रभुले ती अगमवक्ताहरूका बारेमा भन्नुहुन्छ

“म ती अगमवक्ताहरूलाई तितो भोजन खाने

र विष हालेको पानी पिउने बनाउनेछु

किनभने यसशलेमका अगमवक्ताहरू देखि

सम्पूर्ण देश नै दूषित पाईन्छन्।”

16 सेनाहरूका परमप्रभु भन्नुहुन्छ

“ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ

ती अगमवक्ताहरूले तिमीहरूलाई मूर्ख बनाउने कोशिश गरिरहेकाछन्।

ती अगमवक्ताहरूले जुन दर्शनहरू बताइरहेका छन्

ती सब तिनीहरूको आफ्नै सृष्टिहरू हुन्।

तिनीहरूले ती दर्शनहरू परमप्रभुबाट प्राप्त गरेका होइनन्।

17 कतिपय मानिसहरूले परमेश्वरबाट आएको सन्देशलाई उपेक्षा गर्दछन्।

अतः ती अगमवक्ताहरूले ती मानिसहरूलाई

बेग्ल्या बेग्लै सन्देश दिन्छन्।

तिनीहरूले मलाई जसले निन्दा गर्छन् तिनीहरूलाई भन्छन्,

परमप्रभुले भन्नुहुन्छ, 'तिमीले शान्ति पाउँछौ।'

तिनीहरूले ज-जसको हृदय कठोर छ तिनीहरूलाई भन्छन्,

'तिमीहरूमाथि अनिष्ट हुने छैन।'

18 तर ती मध्ये कुनै पनि अगमवक्ताहरू देवीय महासभामा उभिने होइन।

ती मध्ये कसैले पनि परमप्रभुको संदेश

न देखेको छन्, सुनेको नै छ।

19 अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ।

परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ।

यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ।

20 आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउञ्जेल

परमप्रभुको रिस थामिने छैन।

आउने दिनहरूमा

तिमीहरूले त्यो छलड्यो बड्नेछौ।

21 मैले ती अगमवक्ताहरूलाई पठाएको होइन।

तर तिनीहरू भागेर गए।

तिनीहरू सँग बोलेको छैन।

तर तिनीहरूले अगमवाणी दिए।

22 तर यदि तिनीहरू मेरो महासभामा बसेका भए,

तिनीहरूले मेरो यहूदाका मानिसहरूलाई मेरो सन्देशहरू भन्ने थिए।

तिनीहरूले ती मानिसहरूलाई नराफ्रो कामहरू

गर्न देखि रोक्न सक्थे।"

23 "म परमेश्वर हुँ, जो नजिक छु,"

परमप्रभु भन्नुहुन्छ,

"म त्यो परमेश्वर होइन जो टाढोमा छ।

24 मैले देख्न सक्तिन भन्ने विचारमा

एउटा मानिसले आफैलाई लुकाउन सक्ला।

तर यो मुखता हो।

के म स्वर्ग र पृथ्वी भँदिन र?"

परमप्रभुले यसो भन्नुभयो:

25 "त्यहाँ त्यस्ता अगमवक्ताहरू छन् जसले मेरो नाउँ झटा प्रचार गरिरहेछन्। तिनीहरू भन्छन्, 'मैले सपना देखेको छु। मैले सपना देखेको छु।'

मैले तिनीहरूले त्यस्तो कुराहरू गरेको सुनें।

26 कहिले सम्म यी अगमवक्ताहरूले झटो र आफ्नो माया प्रचार गरिरहने?

27 ती अगमवक्ताहरूले मेरो नाउँ मानिसहरूबाट भुलाउनु प्रयास गरिरहेका छन् जसरी आफ्ना पिता-पुर्खाहरूले सपनाहरू भनेर भुलेका थिए।

तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पूजे।

28 पराल गर्नु भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोल्नु। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन।

29 मेरो सन्देश आगो जस्तै छ।" यो सन्देश परमप्रभुबाट आएको हो, "यो मार्तोल जस्तो छ जसले ढुङ्गा चुरचुर पारेर फुटाउँदछ।"

30 "यसर्थ म झटा अगमवक्ताहरूको विरुद्धमा छु।" यो सन्देश परमप्रभुको हो "ती अगमवक्ताहरूले मेरा शब्दहरू एका-अर्काबाट चोरिरहेका छन्।

31 म झटो अगमवक्ताहरूको विरुद्ध छु।" यो सन्देश परमप्रभुको हो, "तिनीहरूले आफ्नै शब्दहरू चलाउछन् र मेरोबाट आएको सन्देश भनेर बहाना गर्दछन्।

32 म झटा अगमवक्ताहरूका विरुद्ध छु जसले झटो सपनाहरू प्रचार गर्छन्।" यो परमप्रभुको सन्देश हो। "तिनीहरूले मेरा मानिसहरूलाई झटो शिक्षा दिँदै कुबाटो तिर लैजाँदैछन्। न त मैले तिनीहरूलाई पठाए न मेरो पक्षमा बोल्नु भनी आदेश दिएँ। तिनीहरूले कदापि यहूदाका मानिसहरूलाई सहयोग गर्न सक्तैनन्।" यो परमप्रभुको सन्देश हो।

परमेश्वरबाट उदास सन्देश

33 "यहूदाका मानिसहरू अथवा अगमवक्ताहरू, अथवा पूजाहारीहरूले तिमीलाई सोध्न सक्छ, 'परमप्रभुले के के भारी बोकाउनु भयो?' तब तिमीहरूले तिनीहरूलाई उत्तर दिन्छौ र भन्छौ, 'तिमीहरू अत्यन्तै गर्ह बोझ हौ र म तिमीहरूलाई पर्याँक्नेछु।' यो परमप्रभुको सन्देश हो।

34 "यदि अगमवक्ता अथवा पूजाहारी अथवा कुनै मानिसले परमप्रभुको बोझ विषयमा कुरा गर्छ भने, 'म उसका परिवार र उसलाई सजाय दिनेछु।'

35 यो कुरा तिमीहरू एकाकाँलाई भन्नेछौ 'परमप्रभुले के जवाफ दिनुभयो?' अथवा 'उहाँले के भन्नुभयो?'

36 तर तिमीले फेरि 'परमप्रभुको बोझ' भन्ने छैनौ किनभने 'बोझ' प्रत्येकको आफ्नै शब्द बनिएको हो। तर तिनीहरूलाई भन, 'तिनीहरूले जीवित परमेश्वर, सेनाहरूका परमप्रभु हाम्रा परमेश्वरको वचन बढ्याएको छौ।'

37 "यदि परमप्रभुको सन्देश तिमी सिक्न चाहन्छौ भने, अगमवक्तालाई सोध, 'परमप्रभुले तिमीलाई के जवाफ दिनु भयो?' अथवा 'परमप्रभुले के भन्नुभयो?'

38 तर तिमीले नभन परमप्रभुबाट के भारी बोझ थियो। यदि तिमीले यो शब्द प्रयोग गर्थौ भने परमप्रभुले तिमीलाई यी शब्दहरू भन्नु हुनेछ 'तिमीले मेरो वचनलाई परमप्रभुको भारी नभन्नु पर्छ्यो। मैले तिमीलाई यो शब्द नभन्नु भनें।

39 मैले तिमीहरू र तिम्रा पिता-पुर्खाहरूलाई दिएको शहर र तिमीलाई माथि उचालेर म देखि पर फर्काउने छु।

40 म तिनीहरूमाथि सदा-सर्वदा रहने लाज ल्याउनेछु। आफ्नो बेइज्जती तिमीहरू कहिल्यै भुल्ने छैनौ।”

24

असल र खराब नेभाराहरू

1 परमप्रभुले उहाँको मन्दिर अघाडी राखिएको दुइ डालो नेभारा देखाउनु भयो। (मैले यो दर्शन यहदाका राजा यहोयाकीमका छोरा बाबेलका राजा नबकदनेस्सरले यरूशलेमबाट निर्वासिन गराएर लगे पछि देखेको हो। यहोयाकीन र तिनका अधिकारीहरूलाई निपुण शिल्पकार र धातुकारहरूसितै लगियो।)

2 एउटा डालोभित्र धेरै असल नेभाराहरू थिए। ती नेभाराहरू त्यस्ता थिए जुन समय अघाडि नै पाकेका थिए। तर अर्का डालोमा कुहेको नेभाराहरू थिए। तिनीहरू खान लायकका थिएनन्।

3 परमप्रभुले मलाई सोध्नु भयो, “तिमीले के देख्छौ, यर्मिया?”

मैले जवाफ दिएँ, “अरू डालोमा म नेभाराहरू देख्छु। असल नेभाराहरू एकदमै असल छन् अनि अर्का डालोमा नराप्रो नेभाराहरू एकदमै नराप्रा छन् जो खाने लायक छैनन्।”

4 तब परमप्रभुको यो सन्देश मकहाँ आयो

5 परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ, “यहदाका मानिसहरूलाई आफ्ना देशबाट कैदी झैं लगियो। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बाबेलमा लगे। तिनीहरू असल नेभाराहरू जस्ता छन्।

6 म तिनीहरूलाई दया देखाउनेछु। म तिनीहरूलाई यहदाको भूमिमा फर्काई ल्याउनेछु। म तिनीहरूलाई विकास गराउनेछु, नष्ट हुन दिदिन। म तिनीहरूलाई चुडाउँदिन तर तिनीहरूलाई जगाउँछु ताकि तिनीहरूको विकास हुन सकोस।

7 म तिनीहरूलाई म नै परमप्रभु हुँ भनेर चिन्ने योग्यता दिन्छु। तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुँ, किनभने तिनीहरू पूर्ण-हृदयहरूले म तर्फ फर्कनेछन्।

8 “तर यहदाका राजा सिदकियाह कुहेको नेभारा जस्तै हुनेछ जुन खान लायक हुँदैन। सिदकियाह, उसका अधिकारीहरू, यरूशलेममा छाडिएका मानिसहरू जो यो देशमा रहिरका छन् अनि तिनीहरू जो मिश्रमा बसिरहेका छन् तिनीहरू कुहेको नेभाराहरू जस्तै हुन्।

9 म तिनीहरूलाई जम्मै राज्यहरूमा डरलाग्दो र नराप्रो चीज बनाउनेछु। मैले तिनीहरूलाई जहाँ-जहाँ छरपस्ट पारेकोछु त्यहाँ तिनीहरूलाई अपमान, गिल्ला र श्राप का निम्ति पात्र बनाउनेछु।

10 म तरवार, अनिकाल अनि रूढी तिनीहरूका निम्ति पठाउनेछु। जब सम्म तिनीहरू निमटन्न हुँदैनन् तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई मैले दिएको देशमा तरवार, अनिकाल र देशान्तर पठाउनेछु। त्यस पछि मैले तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जग्गामा तिनीहरू रहने छैनन्।”

25

यर्मियाको प्रवचन

1 यो सन्देश जुन यर्मियाकहाँ आयो त्यो यहदाका सबै मानिसहरूको विषयमा सम्बन्धित छ। यो योशियाहको पुत्र यहोयाकीम यहदाको राज-सिंहासनमा बसेको चौथो वर्षमा भएको हो। यो नबकदनेस्सरले बाबेलको राजमुकुट पहिरिएको प्रथम वर्षमा भएको हो।

2 यसैले त्यही अगमवक्ता यर्मियाले यहदाका जम्मै मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भने

3 यहदाका राजा आमोनका पुत्र योशियाहको राज्यकालको तेह्रौं वर्षदेखि आजको दिनसम्म अर्थात् तेइस वर्षसम्म परमप्रभुको वचन मकहाँ आयो र मैले घरिघरि तिमीहरूलाई भनिरहेकोछु। तर तिमीहरूले यसलाई ध्यान नै दिएनौ।

4 परमप्रभुले घरिघरि आफ्ना दास अगमवक्ता तिमीहरूकहाँ पठाउनु भएकोछ। तिमीहरूले तिनीहरूको कुरा सुनेनौ अथवा तिनीहरूलाई कुनै ध्यानै दिएनौ।

5 ती अगमवक्ताहरूले भने, “तिमीहरूले आफ्ना जीवन शैली परिवर्तन गर। कुकर्महरू गर्नुदेखि आफूलाई पर राख। जीवन परिवर्तन गर र यस देशमा जुन परमप्रभुले तिमी र तिमीहरूका पिता-पुर्खाहरूलाई सदा-सर्वदाका निम्ति दिनु भएकोछ त्यहाँ बसो बासो गर।

6 अन्य देवताहरूको पछि नलाग। तिनीहरूका सेवा वा पूजा नगर। मानिस निर्मित मूर्तिहरू पूजा नगर। यसले मलाई रिस उठाउनेछ। यदि तिमीहरूले मानेनौ भने तब म तिमीहरूलाई नोकसान गर्नेछु।”

7 परमप्रभुले भन्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा मानेनौ। तिमीहरूका मूर्तिहरूले मलाई उरैजित पार्यौ अनि आफैमा नोकसान ल्यायौ।”

8 यसकारण सेनाहरूका परमेश्वरले यसो भन्नुहुन्छ, “तिमीहरूले मेरो सन्देशहरूमा ध्यान नदिएका हुनाले,

9 यसकारण म उत्तरका सबै कुलहरूका मानिसहरूलाई र मेरो दास बाबेलका राजा नबकदनेस्सरलाई ल्याउनेछु, र तिनीहरूलाई यो देश र यसका बासिन्दा र यसका चरैतिरका सबै जातिहरूको विरुद्धमा ल्याउनेछु। म ती सारा देशहरूलाई बिलकुलै ध्वंस गर्नेछु। म ती भूमिहरू सदालाई सुखा मरुभूमि जस्तो बनाई दिने छु अनि तिनीहरूलाई डरलाग्दो गाली र एक स्थायी अपमानको पात्रमा परिणत गर्नेछु।

10 म ती ठाउँहरू हँस र उक्साहका खुशीहरूलाई शेष पारिदिनेछु। त्यहाँ अब-उप्रात नव दुल्हा-दुल्हीका खुशी र आनन्दका दिनहरू हुने छैन। म मानिसहरूले पिसे जाँतोका आवाज सम्म उठाउँनेछु। म बर्तीको उज्यालोलाई लगीदिनेछु।

11 त्यो सम्पूर्ण क्षेत्र नै मरुभूमि जस्तो उजाड हुनेछ। यी सबै जातिहरूका मानिसहरूले सत्रौं वर्ष सम्म बाबेलका राजाको सेवा गर्नेछन्।

12 “तर सत्रौं वर्ष बिती सके पछि म बाबेलका राजालाई दण्ड दिनेछु। म बाबेलका जातिहरूलाई पनि दण्ड दिने छु।” यो परमेश्वरको सन्देश हो “म बाबेलवासीहरूको भूमिलाई पनि उनीहरूको पापहरूको कारण दण्ड दिनेछु। म त्यो भूमि सदाको लागि बाँझ बनाई दिनेछु।

13 मैले त्यस देशको विषयमा जे भनेकोछु र यर्मियाले विरोधमा यसको जे अगमवाणी गरेकोछ अनि पुस्तकमा जे लखिएकोछ म त्यो देशकोको विरुद्ध सबै ल्याउनेछु।

14 बाबेलका मानिसहरूले धेरै राज्यहरू र महाराजहरूको सेवा गर्नु पर्नेछ। तिनीहरूले गरेको अनिष्ट कामका निम्ति तिनीहरूलाई सजाय दिइनेछ।”

संसारका राज्यहरू माथि न्याय

15 परमप्रभु, इस्राएलका परमेस्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ।

16 तिनीहरूले यो पिउनेछन्। त्यसपछि तिनीहरू धरमराउनेछन् र पागल मानिस जस्तो व्यवहार गर्नेछन्। तिनीहरूले तरवारको कारण त्यसो गर्छन् जुन तिनीहरूको विरुद्ध म पठाउँदैछु।”

17 यसर्थ मैले परमेस्वरको हातबाट त्यो कचौरा दाखरस लिएँ। म ती जातिहरूमा गएँ अनि त्यो कचौराबाट मैले दाखरस पियाँए।

18 मैले यो दाखरस यरूशलेम र यहदाका शहरहरूमा खनाइदिएँ। मैले यहदाका राजाहरू र अग्वाहरूलाई त्यो कचौराबाट दाखरस पिउँन लगाँए। तिनीहरू आज जस्तो देखेछन्, मरुभूमि झैं उजाड, डरलाग्दो चीज अनि खिल्ली र श्रापको पात्र बनाउन मैले तिनीहरूलाई पिलाएँ।

19 मैले मिश्रका राजा फिरऊन, तिनका अधिकारीहरू, महत्वपूर्ण नायकहरू, उनका सबै मानिसलाई परमप्रभुको रिसको दाखरस पिउनु लगाँए।

20 मैले अरबका जम्मै बासिन्दाहरू, ऊजका सबै राजाहरू, पलिशतीहरूका सबै राजाहरू जसमा अशकलोन, गाजा, एकोन, अशदोदमा बाँकी रहेका जम्मै मानिसलाई परमप्रभुको रिसको दाखरस पिउनु लगाँए।

21 अनि मैले एदोम, मोआब र अम्मोनहरूका सबै राजाहरू पनि गाभिनछन्, सबैलाई परमप्रभुको रिसको दाखरस पिउनु लगाँए।

22 मैले सोर र सीदोनका सबै राजाहरू र जम्मै मानिसलाई परमप्रभुको रिसको दाखरस पिउनु लगाँए।

अनि समुद्रका टापुहरूका राजाहरूलाई यो पिउन लगाँए।

23 ददान, तेमा र बूजका अनि कनपट सम्म केश काट्ने मानिसहरूलाई मैले यो पिउन बाध्य गराँए।

24 मैले अरब देशका र सीमान्तका सारा राजाहरू जो मरुभूमिमा बस्छन्,

25 जिभ्री, एलाम र मादैका सारा राजाहरूलाई पनि यो पिउन लगाँए।

26 मैले सारा उत्तरका राजाहरू नजिक र टाढामा भएका राज्यहरूलाई यो पिउनु लगाँए। मैले सबै पृथ्वीका राजाहरूलाई परमप्रभुको क्रोधको कचौराबाट दाखरस पिउन लगाँए। तर “शीशकका”^{*} राजाले पनि अन्य जातिहरूले लिए पत्रात पिउनेछन्।

27 “यर्मिया! सेनाहरूका परमप्रभु इस्राएलका परमेस्वरले के भन्नुहुन्छ, ती जातिहरूलाई भनिदेऊ यसकारण परमप्रभुले भन्नुहुन्छ, ‘पिऊ, मात, वान्त गर र लड अनि नउठ किनभने म तिमीहरूका माझमा तरवार पठाइरहेछु।’

28 “ती मानिसहरूले तिप्रो हातबाट कचौरा लिन अस्वीकार गर्छन्। तिनीहरूले यसलाई पिउन अस्वीकार गर्छन्। तर तिमीले तिनीहरूलाई भन्नेछौ, ‘सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ तिमीहरूले अवश्य नै यो कचौराबाट पिउनेछौ।’

29 मैले यरूशलेममाथि जसलाई मेरो नाउँले कहलाइन्छ अनि सायद तिमीहरूले दण्ड पाउँदैनौ भनेर सोचिरहेका होलाऊ, विपति ल्याउन थालिसकेकोछ। म पृथ्वीमा भएका सारा मानिसहरू प्रति आक्रमण गर्न तरवारलाई बोलाउनेछु।” यो सेनाहरूका परमप्रभुबाट आएको सन्देश हो।

30 “यर्मिया! तिनीहरूलाई भन्छन्:

‘परमप्रभु उँभोबाट गर्जनु हुन्छ।

उहाँ आफ्नो पवित्र मन्दिरबाट गर्जनु हुन्छ।

परमप्रभु उहाँको भूमिका मानिसहरूलाई जोरसित गर्जनु हुन्छ।

उहाँ दाखरस बनाउनेले अड्गुर किच्चाउँदा गरेको आवाज झैं चिच्चयाउनु हुन्छ। ती चिच्चयाहटहरू पृथ्वीका सबै बासिन्दाहरू सम्म पुग्छ।

31 त्यो हल्लाको प्रतिध्वनि

पृथ्वीको आखिर सम्म पुग्छ।

पृथ्वीका मानिसहरूका विरुद्धमा

परमप्रभुको एउटा अभियोग छ।

उहाँले मानिसहरूलाई न्याय

र दुष्टहरूलाई तरवारले मार्नु हुनेछ।’ ”

परमप्रभु भन्नुहुन्छ।

32 यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ

“हेर, महा सर्वनाश एक देशदेखि

अर्को देशमा फैलिनेछ।

पृथ्वीको सुदूर कुनाहरूबाट

एक सर्वनाशक आँधी आइरहेछ।”

33 परमप्रभुले मार्नु भएको मानिसहरूको लाशहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म छरिएर रहनेछ। मर्नेहरूका निम्ति शोक मनाउने कोही हुँदैन। लाशहरू बटुलिँदैन न त दफन नै गरिन्छ। ती लाशहरू खेतमा गोबर झैं छरपस्ट रहन्छन्।

34 हे गोठालाहरू हेर, विलाप गर! हे बथानका नायकहरू हो,

खरानीमा लडीबडी गर।

किनभने तिमीहरूका हत्या हुने

र चिच्चाउने अनि तितर-बितर हुने समय आएको छ।

तिमीहरू झर्नेछौ र दामी जग झैं फुट्नेछौ।

35 गोठालाहरूले आफै लुक्ने ठाँउ पाउने छैनन्।

बथानका मालिकहरूले भाग्न सक्नेछैनन्।

36 म गोठालाहरूका हाऊ-हाऊ शब्दहरू

र बथानका मालिकहरूका चित्कार सुन्छु।

परमप्रभुले तिनीहरूको खर्क नै ध्वंस पार्नु भयो।

37 शान्तमय खर्कहरू नष्ट गरिए।

परमप्रभुको भीषण क्रोधले यस्तो गरेको हो।

* 25:26: “शैशक” बाबेलको गुमी नाउँ।

38 परमप्रभु हिसंक सिंह ओडारबाट निस्केको जस्तै हुनुहुन्छ।
परमप्रभुको बल्दे गरेको रीस
र अत्याचारीहरूको रीसले
तिनीहरूको देश उजाड निर्जन बनिएकोछ।

26

मन्दिरमा यर्मियाको पाठ

- 1 योशियाहका छोरो यहदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो।
- 2 परमप्रभुले भन्नुभयो “यर्मिया, परमप्रभुको मन्दिर चोकमा तिमी उभ र यो वचन भन। मन्दिरमा आराधना गर्न आउने यहदाका सबै बासिन्दाहरूलाई भन। मैले भनेको प्रत्येक कुरा उनीहरूलाई भन। मेरो सन्देशको कुनै भाग पनि नछोड।
- 3 यो हुनसक्छ, तिनीहरूले सुनेछन् अनि मेरो सन्देश पालन गर्नेछन् र तिनीहरू खराब काम गर्नुबाट रोकिनेछन्। यदि तिनीहरू परिवर्तन भए भने म मेरो तिनीहरूलाई तिनीहरूको दुष्कर्मका निम्ति सजाय दिन जुन योजना तयार पारेकोछ त्यो बदलिनेछ।
- 4 तिमीले तिनीहरूलाई भनेछौ, “यही नै परमप्रभु भन्नुहुन्छ यदि तिमीहरूले मेरा कुराहरू सुनेनौ अनि मैले तिमीहरू अघि राखेको शिक्षाहरू।
- 5 मेरा दास अगमवक्ताहरू जसलाई मैले तिमीहरूकहाँ समय समयमा पठाएको थिए तर तिनीहरूका वचनहरू अनुसरण गरेनौ, तिमीहरूले तिनीहरूको कुराहरू सुनेनौ।
- 6 तब म यो मन्दिरलाई शिलोह* जस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झै बनाउनेछु।”
- 7 पूजाहारीहरू, अगमवक्ताहरू अनि सारा मानिसहरूले यर्मियाले परमेश्वरको मन्दिरमा भनेको ती शब्दहरू सुने।
- 8 परमप्रभुले दिनुभएको आदेश अनुसार यर्मियाले सबै कुराहरू मानिसहरूलाई भनी समाप्त गरे। तब पूजाहारीहरू, अगमवक्ताहरू र सारा मानिसहरूले यर्मियालाई समाते अनि भने, “तिमी निश्चय नै मर्नेछौ।
- 9 कसरी तिमीले परमप्रभुको नाउँमा यति नराप्नो कुरा गर्ने आँट गर्थ्यौ? कसरी परमप्रभुको यो मन्दिर शिलोहा ध्वंस भए जस्तो हुनेछ भने आँट कसरी गर्थ्यौ? कुन आँटले तिमीले यरूशलेम निर्जन मरुभूमि झै हुनेछ भन्यौ?” परमप्रभुको मन्दिरमा सबै मानिसहरू यर्मियाको विरुद्ध भेला भए।
- 10 जब यहदाका शासकहरूले ती अप्रिय घटनाहरूको बारेमा कुराहरू सुने तिनीहरू राजाको राजदरवारबाट बाहिर निस्के। तिनीहरू परमेश्वरको मन्दिर भएतिर उक्लिए। त्यहाँ, तिनीहरूले नयाँ प्रवेशद्वारमा आफ्ना ठाउँ लिए।
- 11 त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराप्नो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौ।”
- 12 तब यर्मियाले यहदाका सबै प्रशासकहरू र मानिसहरूसँग बात गरे। “परमप्रभुले मलाई यो मन्दिर र शहर बारे यी सबै कुराहरू जो तिमीहरूले सुन्थौ, भन्नु पठाउनु भयो।
- 13 तिमीहरूले आफ्नो मन अनि कार्य बद्लिन नै पर्छ। तिमीहरूले आफ्नो परमप्रभु परमेश्वरको आज्ञा पालन गर्नु नै पर्छ। यदि तिमीहरूले त्यसो गर्थौ भने उहाँले आफ्नो मनलाई बदल्नु हुनेछ र खराब कामहरू जो उहाँले तिमीहरूका विरुद्ध उद्वेषणा गर्नु भएको छ त्यो टर्नेछ।
- 14 मेरो विषयको कुरा र म तिमीहरूकै हातमा छु। तिमीहरूलाई जे ठीक लाग्छ त्यही गर।
- 15 तर यदि तिमीहरूले मलाई मार्थौ भने, एउटा कुराको लागि निश्चित हो। कि तिमीहरू एक निर्दोष मानिसको हत्यारा हुनेछौ। तिमीहरूले यो शहर र यसमा बस्ने सबै मानिसहरूलाई दोषी बनाउनेछौ। किनभने उहाँ परमप्रभु नै हुनुहुन्छ जसले मलाई ती वचनहरू तिमीहरूलाई भन्नु पठाउनु भयो जो तिमीहरूले सुन्थौ।”
- 16 त्यसपछि सबै प्रशासकहरू र मानिसहरू बोले। ती मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यर्मियालाई मारु हुँदैन। जति कुराहरू यर्मियाले हामीलाई भने ती सबै परमप्रभु हाम्रा परमेश्वरबाट आएको हो।”
- 17 तब कतिपय बुढा-पाकाहरू उठे र सबै मानिसहरूलाई भने।
- 18 तिनीहरूले भने, “यहदाका राजा हिजकियाहको शासनकालमा मारसेतबाट मीका नाउँ भएका एकजना अगमवक्ता आएका थिए। मीकाले यहदाका सबै मानिसहरूलाई यी कुराहरू भने,

‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ:

सियोन ध्वंस हुने छ।

यो जोतेको खेतझै हुनेछ।

यरूशलेम ढुङ्गाको थाक हुनेछ।

परमप्रभुको मन्दिर भएको डाँडा, जंगल र बनमाराहरूको रित्तो डाँडा बनिनेछ।’

- 19 “यहदाका राजा हिजकियाहले मीकालाई मारेनन्। यहदाका कुनै मानिसले मीकालाई मारेन। हिजकियाह परमप्रभुदेखि डराए अनि उहाँको दया याचना गरे। अनि परमप्रभुले तिनीहरूको विरोधमा भन्नु भएको कुराहरू विषयमा आफ्नो मन बद्लिनु भयो। तर हामीहरूले हाम्रो आफ्नो जीवनमाथि महाविपद ल्याउन आटेकाछौ।”
- 20 विगतमा त्यहाँ शमायाहको छोरो उरियाह नाउँ गरेका किर्यत्यारीमबाट आएका एकजना मानिस थिए। उसले यर्मियाले झै यो शहर र यस भूमि विरुद्धमा परमप्रभुको सन्देश प्रचार गरे।
- 21 राजा यहोयाकीम र उनका सैनिक अधिकारीहरू अनि यहदाका प्रमुखहरूले ऊरियाहले गरेको प्रचार सुने। तिनीहरू क्रोधित भए। राजा यहोयाकीमले ऊरियाहलाई मार्न चाहन्थे। तर ऊरियाहले त्यो कुरा चाल पाए। ऊरियाह डराए र मिश्र देशमा भागेर गए।
- 22 तर राजा यहोयाकिमले एलनतान नाउँ भएका एक मानिस र अन्य मानिसहरूलाई मिश्रमा पठाए। एलनतान अकबोरको छोरा थियो।
- 23 तिनीहरूले ऊरियाहलाई मिश्रबाट ल्याए अनि यहोयाकीमलाई सुम्पिए। यहोयाकीमले ऊरियाहलाई तरवारले मारु भन्ने हुकुम दिए। ऊरियाहको मृत शरीर साधारण मानिसहरू गाडने चिहानमा फर्थाकिदिए।
- 24 अब शापानको छोरो अहीकामले यर्मियालाई सुरक्षा दिए। यसर्थ तिनले तिनलाई मानिसहरूको हातबाट बचाए।

* 26:6 शिलोह त्यो शहर जहाँ एलिको समयमा करारको सुन्दक राखिएको थियो। (हेनुहोस 1 शम्पुल 2:8 र यर्मिया 7:12-14)

27

परमेश्वरले नबूकदनेस्सरलाई शासक बनाउनु भयो

- 1 यहूदाका सिदकियाहको शासनकालको चौथो वर्षमा* परमप्रभुको यो वचन यर्मियाकहाँ आयो। सिदकियाह योशियहका छोरो थिए।
- 2 परमप्रभुले भन्नुभयो, “यर्मिया, यी फीता र डण्डहरूबाट एउटा जुवा बनाऊ र तिप्रो काँधमा लगाऊ।
- 3 त्यसपछि एदोम, मोआब, अमोन, सोर र सीदोमका राजाहरूकहाँ यी राजाहरूका दूतहरू जो यहूदाका राजा सिदकियाहलाई भेट्न यसःशलेममा आएका छन् तिमीहरूको माध्यम यी समाचार पठाऊ।
- 4 तिनीहरूका मालिकहरूलाई यी खबरहरू पुर्याऊ भनी तिनीहरूलाई भन तिनीहरूलाई भन, ‘सेनाहरूका परमप्रभु, इस्त्राएलका परमेश्वरले भन्नुहुन्छ तिप्रो मालिकहरूलाई भन कि
- 5 मैले पृथ्वीमा सारा पशुहरू बनाएँ। यो मैले मेरो महान शक्ति र बलिष्ठ पाखुराले गरे। म यो पृथ्वी जसलाई चाहन्छु त्यसैलाई दिन सक्छु।
- 6 अहिले तिमीहरूका सबै देशहरू मैले बाबेलका राजा नबूकदनेस्सरलाई दिएको छु। उनी मेरा दास हुन। मैले जङ्गली पशुहरू सम्मलाई पनि उसको आज्ञा पालन गर्ने बनाउँछु।
- 7 सारा जातिहरूले नबूकदनेस्सर, उनको छोरो र उनको नातिको सेवा गर्नेछन्। त्यसपछि बाबेल परास्त हुने समय आउनेछ। धेरै राज्यहरू र महान राजाहरूले बाबेललाई आफ्नो कमानो बनाउनेछन्।
- 8 “ ‘तर अहिले केही जातिहरू यस्ता हुनेछन् कि तिनीहरू बाबेलका राजा नबूकदनेस्सरलाई सेवा गर्न अस्वीकार गर्नेछन्। यदि कुनै जातिले आफ्नो धिप्रोमा जुवा राख्न अस्वीकार गरे म त्यसलाई तरवार, अनिकाल र डरलाग्दो बीमारहरू मार्फत सजाय दिनेछु, ’ ” यो परमप्रभुबाट आएको सन्देश हो। “ ‘जब सम्म त्यो जातिलाई उसको पक्षबाट ध्वंस पार्दिन तब सम्म म यसो गर्नेछु।
- 9 यसर्थ तिमीहरू अगमवक्ताहरू जोखना हेर्नेहरू, दर्शन देख्नेहरू, ज्योतिषिहरू र जादूगरी गर्नेहरू जसले तिमीहरूलाई भन्छन्, “तिनीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौं, ” तिमीहरूलाई ध्यान नदेऊ।
- 10 तर ती मानिसहरूले तिमीहरूलाई झूटो अगमवाणी दिनेछन् यसले गर्दा म तिमीहरूलाई तिनीहरूका देशबाट टाढो लखेट्नेछु र तिमीहरू मनेछौं।
- 11 “ ‘ती जातिहरू ज-जसले बाबेलका राजाको सार्वभौमिकतालाई ग्रहण गर्नेछ। अनि उसको सेवा गर्नेछ, जब सम्म चाहन्छन् म तिनीहरूलाई तिनीहरूकै भूमिमा विकास हुन दिन्छु, ’ ” परमप्रभुले घोषणा गर्नुहुन्छ।
- 12 मैले सिदकियाह यहूदाका राजालाई भने, “सिदकियाह तिमीले बाबेलका राजाको जुवा तिप्रो धिप्रोमा राख्ने पछ, यदि तिमीले बाबेलका राजा र उसको मानिसहरूका अस्वीकार गर्थौं भने तिमी बाँच्नेछौं।
- 13 यदि तिमीले बाबेलका राजालाई सेवा गर्न राजी भएनौ भने तिमी र तिप्रो मानिसहरू शत्रुको तरवार भोक अनि भयानक रोगहरूबाट मर्नेछौं। बाबेलका राजालाई सेवा गर्न अस्वीकार गर्ने कुनै पनि जातिको सम्बन्धमा परमप्रभुले यसो भन्नुभयो।
- 14 तर तिमीहरूलाई झूटो अगमवक्ताहरूले भनिरहेका छन् ‘तिमीहरू बाबेलका राजालाई सेवा गर्नेछैनौं।’
- “तिनीहरू तिमीहरूसित झूटो बोल्निरहेका छन्। यसकारण तिमीहरूले तिनीहरूको कुरा नसुन।”
- 15 परमप्रभु भन्नुहुन्छ, “मैले त्यस्ता अगमवक्ताहरूलाई पठाएको होइन, तर तिनीहरू मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। यसकारण यहूदाका मानिसहरूलाई सुदूर ठाउँमा पठाउनेछु। तिमीहरू सड्नेछौं अनि त्यसरी नै ती अगमवक्ताहरू जसले तिमीहरूकहाँ अगमवाणी कहने तिनीहरू पनि नष्ट छन्।”
- 16 तब मैले ती पुजाहारीहरू अनि ती प्रजालाई सूचना दिएँ, “परमप्रभु भन्नुहुन्छ ‘ती झूटा अगमवक्ताहरूको कुरा नसुन जसले बाबेलबाट परमप्रभुको मन्दिरमा जम्मे समानहरू झट्टै फर्काइदछ।’ तिनीहरूले झूटो बोल्निरहेका छन्।
- 17 ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ। बाबेलका राजालाई सेवा गर अनि बाँच। यो शहर किन ध्वंस होस?
- 18 यदि ती मानिसहरू अगमवक्ता हुन भने अनि परमप्रभुको वचन तिनीहरूसँग छ भने, तिनीहरूले परमप्रभुलाई, राजाको महलमा रहेका, परमप्रभुको मन्दिरमा रहेका, र यसःशलेममा रहेका जुन चीजहरू अहिले सम्म छोडिएकाछन् बाबेलमा ल्याउन नसकियोस भनी प्रार्थना गर्नु।”
- 19 सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “ती चीजहरूको बारेमा जुन अझै यसःशलेममा छाडिएका छन् त्यहाँ मन्दिरमा विशाल काँसाको स्तम्भहरू, गुडने आधारहरू र अन्य चीजहरू छन्। बाबेलका राजा नबूकदनेस्सरले ती सबैहरू यसःशलेममा छाडे।
- 20 बाबेलका राजा नबूकदनेस्सरले जब यहोयाकीमको छोरा यहूदाका राजा यहोयकीन र यहूदा र यसःशलेमका जम्मै भारदारहरूलाई देश निष्कासन गरी बाबेलमा लगेका थिए, त्यस समय ती समानहरू बाबेल लगेनन्।
- 21 सेनाहरूका, परमप्रभु, इस्त्राएलका परमेश्वर, परमेश्वरका मन्दिरमा छाडिएका अनि राजाका महल र यसःशलेममा छाडिएका चीजहरूको बारेमा भन्नुहुन्छ ती सम्पूर्ण समानहरू पनि बाबेल तर्फ लागिए।
- 22 ‘ती सारा समानहरू बाबेलमा लगिन्छु र जब सम्म तिनीहरूको निम्ति आउँदिन तब सम्म ती समानहरू त्यही रहन्छ।’ यो सन्देश परमप्रभु भन्नुहुन्छ, ‘तब म ती समानहरू फर्काई ल्याउनेछु। म ती समानहरू यो ठाउँमा फर्काई राख्नेछु।’ ”

28

हनन्याह झूटो अगमवक्ता

- 1 त्यही साल नै जब सिदकियाह यहूदाका राजा भएको चौथो वर्षको पाँचौं महीनामा अज्जरको छोरो अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा सबै पुजाहारीहरू र अन्य मानिसहरूको उपस्थितिमा मसित भने। हनन्याह गिबोनका बासिन्दा थिए। हनन्याहले भने,
- 2 “सेनाहरूका परमप्रभु इस्त्राएलका मानिसहरूका परमेश्वरले भन्नुहुन्छ ‘बाबेलका राजाले यहूदाका मानिसहरूको काँधमा राखेको जुवा म भाग्नेछु।
- 3 दुइ वर्ष बिन्दा नबिन्दै म बाबेलका राजा नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट जति सरसामानहरू लगेका थिए ती सबै फर्काई ल्याउनेछु।
- 4 म यहोयकीमका छोरो यहूदाका राजा यहोयाकीनलाई यस ठाउँमा फर्काई ल्याउने छु। म ती सारा यहूदाका मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई नबूकदनेस्सरले आफ्ना घरहरू छोड्न बाध्य गराए बाबेलतिर पठाएका थिए।’ परमप्रभु भन्नुहुन्छ, ‘यसकारण म बाबेलका राजाको जुवा भाँचिदिनेछु।’ ”
- 5 तब अगमवक्ता यर्मियाले पुजाहारीहरू र अन्य मानिसहरू जो परमप्रभुको मन्दिरमा उभिरहेका थिए तिनीहरूको सम्मुख अगमवक्ता हनन्याहलाई जवाफ दिए।

* 27:1: सिदकियाहको ... वर्षमा हिब्रूमा यो यस प्रकार भनिएको छ: “यहोयाकीमको शासनकालको शुरूमा।”

6 अगमवक्ता यर्मियाले हनन्याहलाई भने, “आमेन। म आशा गर्दछु परमप्रभुले सौँच्चि नै त्यो गर्नु हुनेछ परमप्रभुले तिमीले बोलेका वचनहरू पूरा गर्नु हुनेछ। म आशा गर्दछु परमप्रभुले उहाँको मन्दिरबाट जमै सामानहरू र मानिसहरू पनि बाबेलबाट यस ठाउँमा फर्काई ल्याउनु हुनेछ।

7 “हनन्याह तर मैले भनेका कुराहरू सुन। मैले भनेका कुराहरू तिमीहरू सबै मानिसहरूले सुन।

8 हनन्याह त्यहाँ तिमी र म अगमवक्ता हुन भन्दा धेरै अघि नै अगमवक्ताहरू थिए। तिनीहरूले युद्ध, अनिकाल, भयानक रूढी धेरै देशहरू र महान राज्यहरूमा आउनेछ भनेर प्रचार गरेका थिए।

9 तर यदि एकजना अगमवक्ताले शान्तिको अगमवाणी दिन्छ र उसको अगमवाणी सत्य हुन्छ तब मानिसहरूले जान्ने छन् कि परमप्रभुले उसलाई नै पठाउनु भएको हो।”

10 यर्मियाले आफ्नो काँधमा जुवा भिरी रहेका थिए। तब अगमवक्ता हनन्याहले यर्मियाको काँधबाट जुवा निकाली दिए। हनन्याहले त्यो जुवा भौँचिदिए।

11 तब हनन्याह अरू जमै मानिसहरूको उपस्थितिमा जोरले कराए अनि भने, “त्यो यो हो जुन परमप्रभु भन्नुहुन्छ ‘त्यसरी नै नबूकदनेस्सर बाबेलका राजाको जुवा म सबै जातिहरूको काँधबाट दुइ वर्ष भित्रमा भौँचि दिन्छु।’”

त्यस पछि अगमवक्ता यर्मियाले परमप्रभुको मन्दिर छोडे अनि बाहिर गए।

12 जब हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भौँचिदिए परमप्रभुको वचन यर्मियालाई आयो।

13 परमप्रभुले यर्मियालाई भन्नुभयो, “जाऊ अनि परमप्रभुले जे भन्नुहुन्छ हनन्याहलाई भन ‘तिमीले काठको जुवाहरू भौँचिदियो। तर म काठको सट्टामा फलामको जुवाहरू बनाउनेछु।

14 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ म सारा जातिहरूका काँधमा फलामको जुवा लगाइदिनेछु ताकि तिनीहरूले बाबेलका राजा नबूकदनेस्सरको सेवा गरून्। तिनीहरू राजा नबूकदनेस्सरका दास-दासीहरू हुनेछन्। म उसलाई जडुगली जानवर माथि पनि राज गर्ने क्षमता प्रदान गर्नेछु।”

15 तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन हनन्याह। परमेश्वरले तिमीलाई पठाएको होइन। तर तिमीले यहूदाका मानिसहरूलाई झट्टो कुरामा विश्वास गर्न लगायो।

16 यसकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘चौँडे म तिमीलाई यस पृथ्वीबाट हटाई दिनेछु, हनन्याह। तिमी यही वर्ष मर्नेछौ। किनभने तिमीले मानिसहरूलाई परमेश्वरको विरुद्ध भडकायो।’”

17 अगमवक्ता हनन्याह त्यही वर्षको सातौं महीनामा मरे।

29

बाबेलका कैदहरूलाई एक पत्र

1 अगमवक्ता यर्मियाले यरूशलेमबाट बूढा-प्रधानहरू, पूजाहारीहरू, अगमवक्ताहरू अनि यहूदाका सबै मानिसहरू जसलाई नबूकदनेस्सरले यरूशलेमबाट बाबेलमा ल्याएका थिए तिनीहरूलाई एउटा पत्र पठाए।

2 (यो पत्र राजा यहोयाकीन, राजमाता, नरुसकहरू अनि यहूदा र यरूशलेमका शासकहरू, कारीगरहरू, लोहारहरू जसलाई यरूशलेमबाट ल्याएका थिए सबैलाई पठाए।)

3 यहूदाका राजा सिदकियाहले शापनाका छोरो एलासा र हिल्कियाहका छोरो गर्मयाहलाई बाबेलका राजा नबूकदनेस्सरकहाँ पठाए। यर्मियाले ती मानिसहरूलाई बाबेलमा पत्र लैजानु भने। पत्रको अर्न्त विषय यस्तो थियो:

4 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले यरूशलेम देखि बाबेल सम्म कैद भएका ती मानिसहरूलाई यी कुराहरू भन्नु भएको थियो

5 “घरहरू बनाऊ र त्यसमा बस। बारीहरू बनाऊ र बिस्वाहरू रोप र फलहरू खाऊ।

6 विवाह-बारी गरेर छोरा-छोरीहरू जन्माऊ। आफ्ना छोराहरूको लागि बृहारीहरू रोऊ। त्यसो गर्दा तिनीहरूले पनि छोरा-छोरीहरू जन्माउनेछन्। त्यहाँ सन्तान बढाऊ, नघटाऊ।

7 शहरमा पनि असल कार्यहरू गर जसका निम्ति मैले तिनीहरूलाई पठाएँ। जहाँ तिमीहरू बसिरहेकाछौ त्यस शहरका निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने यदि त्यहाँ शान्ति छाप तिमीहरू पनि शान्तिसित बसू सक्छौ।”

8 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “तिमीहरूका अगमवक्ताहरू र मंत्र-तंत्रहरू गर्नेहरूले तिमीहरूलाई धोका नदिऊन्। तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यान नदेऊ।

9 तिनीहरूले मेरो नाउँमा झट्टो अगमवाणी कहिरहेका छन्। अनि तिनीहरूले भनिरहेका छन्। तर मैले तिनीहरूलाई पठाएको होइन।” यो सन्देश परमप्रभुबाट आएको छ।

10 परमप्रभु यो भन्नुहुन्छ “बाबेल सत्तरी वर्ष सम्म शक्तिशाली रहनेछ। त्यसपछि म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काई ल्याउने मेरो प्रतिज्ञा पूरा गर्नेछु।

11 म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु।

12 त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु।

13 तिमीहरूले मलाई खोज्नेछौ। अनि जब तिमीहरू आफ्ना तनमन लगाएर मलाई खोज्नेछौ, तिमीहरूले मलाई पाउनेछौ।

14 म तिमीहरूलाई भेट गर्न अनुमित दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो “म तिमीहरूलाई कैदबाट छुटाई ल्याउनेछु। म तिमीहरूलाई सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि भेला गर्नेछु जहाँ मैले तिमीहरूलाई पठाएको थिएँ।” यो परमप्रभुबाट आएको सन्देश हो। “अनि तिमीहरूलाई यस ठाउँमा फर्काई ल्याउनेछु।”

15 तिमीहरूले भनेका छौ, “तर परमप्रभुले हामीलाई यहाँ बाबेलमा अगमवक्ताहरू दिनु भएको छ।”

16 तर तिमीहरूका आफन्तहरू जो बाबेलमा लागिएका थिएन् तिनीहरूको विषयमा परमप्रभु यी कुराहरू भन्नुहुन्छ। म अहिले त्यो राजा जो दाऊदको राजसिंहासनमा बसेका छन् र ती मानिसहरू जो अझ सम्म यरूशलेम शहरमा छन् तिनीहरूको विषयमा भन्दैछु।

17 सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म तरवार, अनिकाल, र भयानक रूढीहरू ती मानिसहरूका विरुद्ध पठाउँदछु जो यरूशलेममा बसिरहेका छन्। तिनीहरूलाई खान नसकिने कुहका नेभाराहरू जस्ता बनाउने छु।

18 म तिनीहरूलाई तरवार, अनिकाल अनि भयानक रूढीहरूले खेप्नेछु। म तिनीहरूलाई पृथ्वीका राजधानीहरूको सामुने डरलाग्दो दृश्य बनाइदिनेछु, सम्स्त जातिहरू जहाँ म तिनीहरूलाई पठाउँछु त्यहाँ श्राप, डर, घृणा, खिसी र निन्दाको पात्र बनाउनेछु।

19 यरूशलेममा बसे ती मानिसहरूले मेरो कुराहरू प्रति ध्यान नदिदा मैले तेस्तो अनिष्ट कुराहरू तिनीहरू प्रति घटाउन लगाएको हो।” यो परमेश्वरबाट आएको सन्देश हो। “किनभने तिनीहरूले मेरा वचनहरू सुनेनन् जब मैले सेवक, अगमवक्ताहरू धरिधरि तिनीहरूकहाँ पठाएँ। तिनीहरूले कुनै ध्यान नै दिएनन्।” मेरो सन्देश परमप्रभुबाट आएको हो।

20 “तिमीहरू कैदीहरू हो। मैले तिमीहरूलाई यरूशलेमबाट बाबेल जानलाई वाध्य पारेँ। यसकारण परमप्रभुबाट आएको सन्देशलाई ध्यान दिएर सुन।”

21 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहको बारेमा भन्नुहुन्छ, “यी दुइ जना मानिसहरू मेरो नाउँमा तिमीहरूकहाँ झट्टो प्रचार गरिरहेका छन्। यसर्थ दुवै अगमवक्ताहरूलाई बाबेलका राजा नबूकदनेस्सरलाई म सुम्पने छु अनि उनले तिनीहरूलाई तिमीहरूकै सामुनै मार्नेछन्।

22 सम्पूर्ण यहूदी कैदीहरूले तिनीहरूलाई श्राप दिनेछन्। ‘परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबलाई जस्तै व्यवहार गर्नु जसलाई बाबेलका राजाले आगोमा डढाएको थियो।’

23 ती दुवैजना अगमवक्ताहरूले इस्राएलमा खराब कामहरू गरे। तिनीहरूले आफ्ना छिमेकीकी पत्नीहरूसँग व्यभिचार गरे अनि तिनीहरूले मेरो नाउँमा झट्टो बोले। म जान्दछु तिनीहरूले के गरे। म आफै साक्षी छु।” मैले तिनीहरूलाई त्यसो गर भनेर आज्ञा दिएको छैन।

शमायाहलाई परमप्रभुको सन्देश

24 नेहेलामबाट शमायाहलाई तिमिले भन्नु पर्छ।

25 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “शमायाह, तिमिले आफ्नै नाउँमा यरूशलेममा रहेका सबै मानिसहरूलाई चिठी पठाएका छौ तिमिले मासेयाहको छोरो सपन्याहलाई चिठीहरू पढायौ। तिमिले बाँकी सबै पूजाहारीहरूलाई पनि चिठीहरू पढायौ।

26 शमायाह, तिमिले सपन्याहलाई चिठीमा भनेकाछौ, ‘सपन्याह, परमेश्वरले तिमिलाई यहोयादाको ठाउँमा पूजाहारी बनाएका छौ। तिमिले परमप्रभुको मन्दिरको परिदर्शन गर्नु पर्छ अनि जसले पागल झै कर्म गर्छ र अगमवाणी दिन्छ त्यसता कुनै पनि मानिसलाई पक्रनु पर्छ। तिमिले त्यसलाई ठिँगुरोमा टोक्नु पर्छ र उसको चिचोमा साङ्गलोलो बाँध्नु पर्छ।

27 अहिले यर्मियाले अगमवक्ता जस्तो व्यवहार गरिरहेछ। यसर्थ उसलाई तिमि किन नपक्रने?

28 यर्मियाले यसो भन्दै यो समाचार हामीलाई बाबेलमा पठाएका थिए, तिमीहरू बाबेलमा धेरै समय सम्म बसेछौ। यसकारण घरहरू बनाऊ र त्यही बस्। जमीन कमाऊ र त्यसका उब्जनी खाऊ।”

29 पूजाहारी सपन्याह पूजाहारीले यर्मियालाई पत्र पढेर सुनाए।

30 तब परमेश्वरबाट यर्मिया कहँ वचन आई पुग्यो

31 “यर्मिया, यो सन्देश बाबेलमा रहेका कैदीहरूलाई पठाऊ यसकारण नेहेलाम परिवारका शमायाहको बारे भन्नुहुन्छ, ‘शमायाहले तिमिलाई अगमवाणी दिएको छ तर मैले उसलाई पठाएको होइन। शमायाहले तिमिहरूलाई झट्टा कुराहरूमा भरोसा गरयो।

32 यसकारण परमप्रभु भन्नुहुन्छ म उसको परिवार र उसलाई सजाय दिनेछु। म पूर्णरूपले उसको परिवारलाई नष्ट पारि दिनेछु। अनि उसले असल कुराहरूमा जुन म मेरो मानिसहरूका निम्ति गर्नेछु देखू पाउने छैन।” यो परमप्रभुको सन्देश हो “म शमायाहलाई दण्ड दिनेछु किनभने उसले मानिसहरूलाई परमप्रभुको विरुद्ध भडकाएको छ।”

30

आशाका वचनहरू

1 परमेश्वरबाट यो वचन यर्मियाकहाँ आएको हो।

2 परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख।

3 यसो गर किनभने समय आउनेछ जब म यहूदा र इस्राएलका मेरा मानिसहरूलाई कैदबाट छुटाउनेछु अनि तिनीहरूलाई त्यस देशमा ल्याउनेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तब मेरो मानिसहरू यो देशमा मालिक बनिनेछन्।”

4 परमेश्वरले यो सन्देश इस्राएल अनि यहूदाका मानिसहरूका बारेमा भन्नु भएको हो।

5 उहाँले भन्नुभयो

“मानिसहरू डरले रोएका हामीले सुनिरहेका छौ।
मानिसहरू तर्सका छन्, त्यहाँ शान्ति छैन।

6 “यो प्रश्न सोध, र यसलाई हेर:

के एकजना पुरुषले नानी जन्माउनु सक्छ? निम्नय सत्तैन।

तब म किन प्रत्येक म बसिरहेको लोभे मानिसलाई

भँडीमाथि हात राखी निहुरिएर प्रसव पीडामा परेकी स्त्रीलाई झै देख्छु।

किन हेरेक मानिसको अनुहार

मेरोको मानिस झै पहेंलो भएको छ?

7 “हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ!

कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन।

याकुबको निम्ति यो अनि दुःखको दिन हुनेछ,

तर याकुबलाई बचाइनेछ।

8 “त्यस बेला,” सेनाहरूका परमप्रभुबाट आएको यो सन्देश हो “म तिमीहरूको कौंधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। विदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन।

9 तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।

10 “यसकारण हे याकुब मेरो दास! नडराऊ।”

यो परमप्रभुबाट आएको सन्देश हो।

“हे इस्राएल! नडराऊ!
म तिमीलाई ती सुदूरका देशहरूबाट
जोगाएर ल्याउँछु
अनि तिमीहरूका सन्तानहरूलाई
केटी बनाउने देशहरूबाट जोगाउनेछु।
याकूब फर्कनेछ
अनि फेरि शान्ति पाउनेछ
र मेरा मानिसहरूलाई भय देखाउनु शत्रु रहेनछैन।
11 हे इस्राएल र यहूदका मानिसहरू,
म तिमीहरूसँग छु।”
यो परमेश्वरबाट आएको सन्देश हो।
“म तिमीहरूको रक्षा गर्नेछु।
मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारे
ती सब नष्ट पार्नेछु
तर तिमीहरूलाई नष्ट पार्दिन।
यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि
सजाय भोग्ने पर्नेछ
तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”

12 परमेश्वर भन्नुहुन्छ
“तिमीहरूको घाउ गहिरो
र जाति हुनलाई निकै चर्को पर्छ।
13 तिमीहरूका निम्ति बोलिदिने कोही छैन।
तिमीहरूको घाउ निको पार्न कुनै औषधी पाँउदैनौ।
14 तिमीहरूका प्रेमीहरूले*
तिमीहरूलाई भुलेका छन्
अनि अहिले तिमीहरूको चिन्ता गर्दैनन्।
म तिमीहरूलाई शत्रु सरह घात पुर्याउनेछु।
तिमीहरूका धेरै दुष्टकर्महरू
र अनगन्ती पापहरूको कारणले
म तिमीहरूलाई कडा दण्ड दिनेछु।
15 इस्राएल र यहूदा तिमीहरूका कष्टदायक घाउका निम्ति किन रोइरहेका छौ?
त्यसको कुनै उपचार नै छैन।
मैले तिमीहरूको धेरै दुष्ट कार्यहरू र अनगन्ती पापहरूको कारणले
तिमीहरूलाई यस्तो पारेको छु।
16 यसकारण ती सबै ज-जसले तिमीहरूलाई
नष्ट पार्छन् तिमीहरूलाई पनि नष्ट परिनेछ।
तिम्रा शत्रुहरू सबैलाई कैद गराइन्छ।
ती जाति-जातिहरू ज-जसले तिमीहरूलाई नष्ट बनाएका छन्।
तिनीहरू आफै नष्ट हुनेछन्।
ती सबै ज-जसले तिमीहरूलाई लुटेका छन्
अरूले तिनीहरूलाई लुटेनेछन्।
17 अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु।
अनि म तिमीहरूका घाउ निको पार्ने छु।” यो परमप्रभुको सन्देश हो,
“किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै
बहिष्कार गरिएको भनेका छन्।”
18 परमप्रभु भन्नुहुन्छ:
“हेर, याकूबका मानिसहरूको भाग्य
पुर्नहाल गर्न म जाँदैछु।
डेराहरूप्रति दयाममा दया नगर
मेरो याकूबको पालहरूमाथि दया रहने छ।
ध्वंश भएको ठाउँमा शहर फेरि बनिनेछ
अनि राजाको महल ठीक ठाउँमा नै बनिनेछ।
19 तिनीहरूबाट धन्यवादको स्तुतिगान
र आनन्दको स्वर गुञ्जिनेछ।
म तिमीहरूलाई धेरै छोरा-छोरीहरूका निम्ति आशीर्वाद दिनेछु।
तिमीहरू कम्ती हुनेछैनन्।
म तिनीहरूमा गौरव ल्याउनेछु

* 30:14: प्रेमीहरूको अर्थ यहूदका मित्र राष्ट्रहरू।

- र तिनीहरूलाई कैसेले तिरस्कार गर्नु पाउने छैनन्।
 20 तिनीहरूका बाल-बच्चाहरूले उहिलेका जस्तो समय पाउनेछन्।
 तिनीहरूको समुदाय मेरो अधि स्थापित हुनेछ।
 जसले तिनीहरूमाथि अत्याचार गर्छ म तिमीहरूलाई दण्ड भोगाउनेछु।
 21 तिनीहरू मध्येकै एक मानिस तिनीहरूका शासक हुनेछ।
 त्यो मानिस उसका मानिसहरूबाट हुनेछ।
 म उसलाई मेरो नजिक ल्याउनेछु
 र उ मेरो नजिक आउनेछ।
 यदि मैले उसलाई नबोलाए कसले मेरो अधि आउने सहास गर्छ,
 परमप्रभु भन्नुहुन्छ।
 22 तिमीहरू मेरो प्रजा हुनेछौ।
 अनि म तिमीहरूका परमेश्वर हुनेछु।”
- 23 हेर! परमप्रभुको आँधी!
 उहाँको क्रोध बाहिर जान्छ।
 यो गजिरहेको आँधी हो!
 त्यो दुष्ट मानिसको शिरमा बज्जिनेछ।
 24 परमप्रभुको क्रोध तबसम्म शेष हुँदैन
 जबसम्म उहाँले गर्नु भएको योजना सम्पन्न गर्नु हुन्न।
 त्यो दिन कहिले आउनेछ।
 पछिका दिनहरूमा तिमीहरूले यो सब बुझ्नेछौ।

31

नयाँ इस्राएल

- 1 परमेश्वरले यी कुराहरू भन्नुभयो, “त्यस बेला म इस्राएलका घरनामा परमप्रभु हुनेछु। अनि तिनीहरू मेरो प्रजा हुनेछन्।”
- 2 परमप्रभुले यी कुराहरू भन्नुभयो:
 “मानिसहरू जो शत्रुको तरवारबाट जोगिएका छन् तिनीहरूले मरुभूमिमा पनि विश्राम पाउनेछन्
 अनि इस्राएल त्यहाँ शान्तिको खोजीमा जानेछ।”
- 3 टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अधि
 देखा पर्नु हुन्छ।
- परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गर्ने जुन सर्वदा रहीरहन्छ।
 यसर्थ मैले तिमीहरूलाई मेरो विश्वासयोग्यता कायम राखेको छु।
- 4 हे कुमारी इस्राएल! म तिमीलाई पुर्ननिर्माण गर्नेछु।
 तिमी पुन एक राजधानी हुनेछौ।
 तिमीहरूले फेरि आफ्नो खेजडी उठाउने छौ
 अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।
- 5 तिमीहरूले दाखरसको खेती
 फेरि सामरियाको पहाड वरिपरि लाउनेछौ।
 जसले खेती लाउनेछन् तिनीहरूले दाखको फल खानेछन्।
- 6 त्यहाँ त्यस्तो समय हुने छ जब चौकीदारले यो सन्देश जोडले भन्ने छ
 ‘आऊ, सियोन माथितिर जाऊ परमप्रभु हाम्रो परमेश्वरलाई पूजनको लागि।’
 एरैमको पहाडी देश सम्मका चौकीदारहरूले त्यो सन्देश जोडले भन्नेछन्।”
- 7 परमप्रभु भन्नुहुन्छ:
 “आनन्दित हो अनि याकूबका निम्ति गाऊ।
 इस्राएलको राज्यहरूमा महानताका निम्ति हल्ला गर।
 प्रशंसाको गीत गाऊ अनि यो भन्दै चिच्याऊ
 ‘हे परमप्रभु! तपाईंका मानिसहरू जो इस्राएलबाट जीवित छोडिएका छन्
 तिनीहरूलाई सुरक्षा गर्नु होस्।’
- 8 हेर, म तिनीहरूलाई उतरबाट
 र टाढो-टोढो देशहरूबाट ल्याउनेछु
 अनि भेला पार्नेछु।
 तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्।
 कतिपय स्त्रीहरू गर्भवती छन्
 अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्।
 तर धेरै धेरै मानिसहरू फकी आउनेछन्।
- 9 तिनीहरू रूँदै आउनेछन्।

तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु।
म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु
ताकि तिनीहरू लड्ने छैनन्।
म तिनीहरूलाई यस्तो पथ डोर्याउने छु
किनभने इस्राएलको निम्ति म पिता हूँ,
अनि एप्रैम मेरो जेठो छोरो हो।

- 10 “हे जातिहरू हो, परमप्रभुबाट आएको वचनलाई ध्यान लगाएर सुन
यो सन्देश समुद्र उता सुदूर भूमिहरूमा फिजाऊ,
‘परमप्रभुले इस्राएलका मानिसहरूलाई जतातै तितर-बितर पार्नु भएकोछ
तर उहाँले उनीहरूलाई फेरि भेला गरेर ल्याउनु हुनेछ
र भेडा गोठालाले आफ्नो भेडा बथानहरू सुरक्षा गरे झैं सुरक्षी गर्नुहुनेछ।’
- 11 परमप्रभुले याकूबलाई मोल तिर उकासु हुन्छ
र याकूब भन्दा बलियाहरूबाट उद्धार पार्नु हुन्छ।
- 12 इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्।
तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ।
असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ।
परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ।
तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ।
इस्राएलका मानिसहरूलाई सकष्टहरूले अब पिरोलिने छैनन्।
- 13 तब इस्राएलका तरुणीहरू आनन्दले मग्न हुँदै नाच्नेछन्।
अनि जबान र बढा मानिसहरू त्यो नाचगानमा सम्मिलित हुने छन्।
म तिनीहरूका उदासीपनलाई हँस र अनन्दामा परिवर्तन गरिदिन्छु।
म इस्राएलका मानिसहरूलाई शोकको सट्टामा आनन्द र सान्त्वना दिनेछु।
- 14 म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु।
मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।

15 परमप्रभु भन्नुहुन्छ:
“रामामा एउटा चर्को स्वाई शोकको आवाज सुनियो।
एकदमै नराप्रो स्वाई र दुःखको आवाज।
राहेल आफ्ना नानीहरूका लागि स्नेछिन
राहेललाई सान्त्वना दिनु सकिदैन
किनभने उनका नानीहरू मेरेका छन्।”

16 तर परमप्रभु भन्नुहुन्छ “रून बन्द गर
र आफ्ना आँखाहरू आँसुले नभर।
तिमीहरू तिमीहरूको कामको निम्ती पुरष्कृत हुनेछो।
किनभने तिम्रो काम फलवन्त हुनेछ।
तिनीहरू आफ्ना शत्रुको देशबाट फर्किनेछन्।

17 तिमीहरूको आशा छ।”
यो परमप्रभुबाट आएको सन्देश हो।
“तिमीहरूका नानीहरू आफ्नै देशमा फर्कनेछन्।

18 मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु।
‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ।
म बाछा जस्तै थिएँ जसलाई सिकाउनु सकिदैन।

मलाई फर्काई ल्याउनु होस्
अनि म तपाईंको फर्की आउनेछु।
तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।

19 परमप्रभु, म तपाईं देखि भडकिएर टाढा भएँ।
तर आफूले गरेका अनिष्ट कुराहरूबाट मैले शिक्षा पाएँ।
यसकारण मैले मेरो हृदय र जीवन बदल्येँ
आफू युवावस्थामा हुँदा आज्ञानतावश गरेको कामहरूले गर्दा
म लज्जित र व्याकुल भएँ।”

20 परमप्रभु भन्नुहुन्छ,
“तिमीहरू जान्दछौ कि एप्रैम मेरो प्यारो छोरो हो,
म त्यो बालकलाई विशेष प्रेम गर्छु,
हो, मैले प्राय एप्रैमलाई निन्दा गरेँ,
तर म अझ उसैको बारेमा सोच्दछु,
म उसलाई साँच्चै माया गर्छु।

अनि म साँच्चि नै उसलाई सान्त्वना दिन चाहनन्छु।”

21 “बाटो देखाउने चिन्हहरू र दिशा निर्देशकहरू ठीक गर।
घरतिर डोर्याउने बाटोमा चिन्ह लगाऊ।

बाटो नियाल।

आफूले छाडेका बाटो याद गर।

हे कन्ये इस्राएल, घर फर्क।

आफ्ना शहरहरू तिर फर्केर आऊ।

22 हे अविश्वासी छोरी,

कहिलेसम्म तिमी मबाट यता उता गरिरहन्छौ?

“परमेश्वरले पश्चीमा एउटा नयाँ कुरो सृजना गर्नुहुन्छ
एक झीलै लोप्ने मानिसलाई सुरक्षा दिनेछ।”

23 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “म ती मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई कैदी बनाएर टाढा लगिएका थिए। त्यस बेला, यहूदाको देशमा भएका मानिसहरू अनि यसका शहरहरूले पुन एकपल्ट यी शब्दहरू प्रयोग गर्नेछन्। ‘हे धार्मिकताको वासस्थान, हे पवित्र पर्वत, परमेश्वरको आशिश तिमीहरूमा रहोस्।’

24 “मानिसहरू यहूदामा र यसका शहरहरूमा एक साथ बसेछन्, खेतीवाल अनि जो आफ्नो भेडाका बथानहरूसित वरिपरि घुमिहिडिन्छन्।

25 थकिकाहरूलाई म आराम र कमजोरहरूलाई बल दिनेछु।”

26 यो सुन पछि म, उठेर चौरैतिर हेरे। त्यो निद्रा आनन्दमय थियो।

27 “हो दिनहरू आईहेछ,” यो परमेश्वरको सन्देश “जब म इस्राएल र यहूदाका परिवारलाई उन्नति साथ भन्ने मद्दत गर्नेछु। म तिनीहरूका नानीहरू र पशु प्राणीहरू बढाउनेछु।

28 बितेका दिनमा, मैले तिमीहरूलाई उखालन, तल झार्न च्यात-च्युत पार्न ध्वंस पार्न र नोक्सान गर्न नियाले। तर अहिले तिनीहरूलाई निर्माण गर्न र तिनीहरूको र जग बाक्लाउन म तिनीहरूलाई नियाली रहेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

29 “ती दिनहरूमा, ती दिनहरूमा मानिसहरूले भन्ने छैनन:

‘पिता-पुर्खाहरूले अमीलो अङ्गुर खाए

अनि नानीहरूले अमीलो स्वाद पाए।’

30 तर हरेक मानिस आफ्नो दुःखताको कारणले मर्नेछ। त्यो मानिस जसले अमीलो अङ्गुरहरू खाँदछ र अमीलै स्वाद पाउँदछ।”

नयाँ करार

31 परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग गरेर नयाँ करार स्थापित गर्नेछु।

32 यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रमाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भंग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो।

33 “म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्छु अनि तिनीहरूका हृदयमा लेख्छु। म तिनीहरूका परमप्रभु हुनेछु अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।

34 तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।”

परमप्रभुले इस्राएललाई कहिल्यै त्याग्नु हुने छैन

35 उहाँले दिनमा सूर्य उदाउने गराउनु हुन्छ,

अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ।

उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ।

सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।

परमप्रभुले यी कुराहरू भन्नुभयो:

36 परमप्रभुले यी कुराहरू भन्नुहुन्छ,

“यदि मैले मेरो आफ्नो नियन्त्रण सूर्य, चन्द्र, तारा र समुद्रमाथि हटाएँ भने मात्र इस्राएलका भावी सन्तानहरू एक जातिमा परिणत हुन रोकनेछन्।”

37 परमप्रभु भन्नुहुन्छ “म इस्राएलका भावी सन्तानहरूलाई कहिल्यै अस्वीकार गर्नेछैन।

त्यो त्यसबेला मात्र घटन सक्ला यदि मानिसहरूले माथि आकाश नापन सक्थ्यो

अनि पृथ्वी मुनीका सारा रहस्यहरू जान्न सक्थ्यो भने।

त्यसबेला मात्र म इस्राएलका सन्तानहरूलाई तिनीहरूले गरेको कुकर्महरूका निम्ति अस्वीकार गर्नेछु।”

यो सन्देश परमेश्वरबाट आएको थियो।

नयाँ यस्शलेम

38 यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आईहेछन् जब यस्शलेमको शहर परमप्रभुको लागि पुन:निर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुन:निर्माण गरिनेछ।

39 जोखिने रेखा कुना त्यहाँदेखि सोझै गरेब डोडासम्म जानेछ अनि त्यहाँबाट घुमेर गोआ नाउँका ठाउँसम्म जानेछ।

40 समस्त बेसी जहाँ लाशहरू र खरानी फ्याँकिन्छन् परमप्रभुको लागि पवित्र हुनेछ। पूर्वका सबै मैदानहरू-किदोन खोल्चवाबाट घोडे ढोकाको कुनासम्म नै परमप्रभुका निम्ति पवित्र हुनेछ। त्यो भूमि फेरि कहिल्यै उखालिने र भत्काइने छैन।”

32

यर्मियाले नयाँ क्षेत्र किन्छ

1 यहूदामा सिदकियाहको शासनकालको दशौं वर्षमा यो सन्देश परमप्रभुबाट यर्मियाहकहाँ आयो। सिदकियाहको दशौं वर्ष नबकदनेस्सरको राज्यकालको अठारौं वर्ष थियो।

2 त्यस बेला, बाबेलका राजाका सैन्याले यरूशलेमको शहर वरिपरि घेरा हालेर राखेका थिए अनि यर्मियालाई प्रहरीको चोकमा कैद गरिएको थियो जुन चोक यहूदाका राजाको महल थियो।

3 यहूदाका राजा सिदकियाहले यर्मियालाई त्यस ठाउँमा यसो भन्दै थुनेका थिए “परमप्रभुले यो शहर बाबेलका राजालाई दिनुहुनेछ अनि उसले यसलाई नियन्त्रणमा राख्छ भनी तिमीले किन अगमवाणी गरेको?”

4 यहूदाका राजा सिदकियाह बाबेलका सैन्यदेखि बाँच्ने छैन। तर निसन्देह उसलाई बाबेलका राजाकहाँ सुम्पिनेछ। अनि सिदकियाह बाबेलका राजा सँग आमने-सामने बोल्ने छ। सिदकियाहले उसलाई आफ्नै आँखाले देख्नेछ।

5 बाबेलका राजाले सिदकियाहलाई बाबेलमा लैजानेछ। जहाँ मैले कार्वाही नगरूजेल सम्म उ रहनेछ। यहूदाका सैन्यले बाबेलका सैन्यसित लडाइँ गर्नेछन् तर तिनीहरू सफल हुँदैनन्।” यो परमप्रभुबाट आएको सन्देश हो।

6 कैदमा भएको बेला यर्मियाले भन्यो, “यो सन्देश परमप्रभुबाट मकहाँ आयो।

7 ‘यर्मिया, तिमी काका शल्लमको छोरो हनमेल तिमीकहाँ आउँदछ। हनमेलले तिमीलाई एउटा प्रस्ताव दिनेछ कि ‘तिमीले अननातो शहरको छेउमा भएको क्षेत्र किन्नु पर्नेछ कारण हनमेल उसको एकदम निकट सन्तान हो। अनि हनमेलको त्यो ठाँउ किन्ने जिम्मावारी र अधिकार तिमी हो।’ ”

8 “तब परमप्रभुले भन्नु भए अनुसार नै घटना हुन गयो। मेरो काकाको छोरो हनमेल मकहाँ प्रहरीको चोकमा आयो। हनमेलले मलाई भन्यो, ‘यर्मिया, बिन्यामीन क्षेत्रभित्र अननातो शहरको छेउमा भएको मेरो जमीन किन्नुहोस्। त्यो जमीन तपाईंकै लागि किन्नुहोस् यो किन्ने यसलाई विमुक्त पार्ने अधिकार तपाईंको हो। यो तपाईंकै लागि किन्नु होस्।’ ”

यसर्थ मैले जाने कि यो सन्देश परमप्रभुबाट थियो।

9 मैले मेरो काकाको छोरो हनमेलबाट अननातोमा जमीन किनें। मैले उसको लागि सत्र शेकेल* चाँदी ओजन गरें।

10 मैले जमीनको तमसुकमा सही गरे। अनि मोहर लगाए तमसुक मसित रद्धो। मैले कतिपय मानिसहरू त्यो जमीन किन्दा साक्षी बसेहरू पनि पाएँ। मैले चाँदीहरू मापदण्ड अनुसार ओजन गरे।

11 तब तमसुक लिएँ दुवै व्यवहार र शर्तहरू सहित मोहर लगाएको अनि मोहर नलगाइएको तमसुकको मैले लिए प्रतििलिपि।

12 अनि मैले तिनीहरू बास्कलाई दिएँ। बास्क नेरियाहको छोरो हो। मोहर लगाइएको तमसुकमा मैले जमीन किन्दा गरिएको सबै शर्तहरू समावेश थियो। जब मेरो काकाको छोरा हनमेल र अन्य मानिसहरू त्यहाँ थिए मैले बास्कलाई त्यो तमसुक दिएँ। ती साक्षीहरूले पनि तमसुकमा सही गरे। त्यहाँ चोकमा यहूदाका धेरै मानिसहरू थिए अनि तिनीहरूले मैले बास्कलाई तमसुक दिएको देखे।

13 मैले ती सबै मानिसहरूकै समक्ष बास्कलाई भने,

14 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तमसुकको दुवै प्रतिलिपिहरू मोहर लगाइएको अनि मोहर नलगाइएको तिनीहरूलाई माटोको भाँडामा राख्न यसो गर ताकि यो जमीनका तमसुकहरू लामो समय सम्म सुरक्षित हुनेछ।’ ”

15 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ ‘भविष्यमा मेरो मानिसहरूले फेरि एकपल्ट घरहरू खेत दाखका खेतहरू र यस बारीहरू किन्नेछन्।’ ”

16 नेरियाहको छोरो बास्कलाई त्यो जमीनको तमसुक दिइसके पछि मैले परमप्रभुसंग प्रार्थना गरे:

17 “हे परमप्रभु परमेश्वर, तपाईंले तपाईंको महान-शक्तिद्वारा अनि तपाईंको विस्तृत स्वर्ग र पृथ्वी बनाउनु भयो अनि तपाईंको लागि केही असम्भव छैन।

18 हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ तर तपाईंले पिता-पुर्खाहरूको पापको भारी नानीहरूलाई दण्ड दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो।

19 तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ।

20 हे परमप्रभु! तपाईंले शक्तिशाली र मिश्र भूमिमा गर्नुभयो अहिले सम्म इस्राएलमा र अन्य मानिसहरूको बीचमा आश्चर्यचकित कर्महरू गरिरहनु भएको छ। तपाईं आफैले आज प्रसिद्ध पार्नु भएकोछ।

21 तपाईंले आफ्नो आलौकिक शक्ति प्रयोग गरी मिश्रबाट इस्राएलका मानिसहरू ल्याउनु भयो। तपाईंले यी कुराहरू तपाईंका शक्तिशाली हात विस्तृत पाखुरा अनि कार्यहरूद्वारा यस्तो गर्नुभयो।

22 “परमप्रभु, तपाईंले यो देश इस्राएलका मानिसहरूलाई दिनुभयो। यो त्यही देश हो जुन तपाईंले धेरै अघि तिनीहरूका पिता-पुर्खाहरूलाई सुम्पिने वचन दिनु भएको थियो। यो अति असल देश हो। यो धेरै कुराहरू भएको राम्रो देश हो।

23 इस्राएलका मानिसहरू यस देशमा आए अनि त्यसलाई बनाए। तर तिनीहरूले तपाईंको आज्ञा पालन गरेनन् अथवा तिनीहरूले तपाईंको शिक्षा अनुसरण गरेनन् अथवा तपाईंको आज्ञा पालन तिनीहरूले गरेनन्। यसकारण तपाईंले इस्राएलका मानिसहरूमाथि यी सारा संकटहरू ल्याउनु भयो।

24 “अनि अहिले, बाबेलवासीहरूले त्यो शहर कब्जा गर्न घेरि राखेकाछन्। तिनीहरूले आफ्ना तरवारहरूद्वारा अनिकाल फैलाए अनि भयानक रोगहरू फैलाए यरूशलेममाथि विजय प्राप्त गर्नेछन्। त्यो शहर अहिले बाबेल सेनाहरूको आक्रमणमा छ। हे परमप्रभु! तपाईंले यस्तो होस् भन्नु भएकोले यस्तो भएकोछ।

25 “हे परमप्रभु मेरो मालिक यो शहर कल्दीहरूको भए ता पनि यी सबै घटनाहरू घटिसके। तर अहिले मलाई भनिरहनु भएको छ। तर मलाई तपाईं भनी रहनु भएको छ, ‘यर्मिया, जमीन चाँदीले किन्न अनि कतिपय मानिसहरूलाई साक्षी चुन।’ तपाईंले यो मलाई यस्तो भन्नुहुन्छ। बाबेलका सेनाले त्यो शहर अर्धीन पार्न तैयार भैरहेको बेला।”

26 त्यसपछि परमप्रभुको वचन यर्मियाहकहाँ आई पुग्यो

* 32:9: सत्र शेकेल अर्थात् 200 ग्राम।

- 27 “यर्मिया, म परमप्रभु हूँ। म सबै जीवधारीका परमेश्वर हूँ। के मेरो निम्ति कुनै कुरा असम्भव छैन।”
- 28 परमप्रभुले तब भन्नुभयो, “म यरूशलेम शहर बाबेलका सेना र बाबेलका राजा नबूकदनेस्सरलाई सुम्पिरहेको छु। ती सेनाले शहर आफ्नो अधीनमा लिनेछन्।
- 29 बाबेल सेनाले यरूशलेम शहरमाथि आक्रमण गरिरहेकाछन् तिनीहरू भित्र पसेछन् र आगो लाउनेछन्। तिनीहरूले जलाएर नै यो शहर भत्काउनेछन्। शहरमा यस्ता मानिसहरू छन् जो झटा देवता बाललाई छानामाथि बाल्छन् अनि अर्ध बलिहरू अर्पण गर्छन् अनि मलाई रीस उठाउँछन्। बाबेल सेनाले यी घरहरू जलाएर खरानी पार्नेछन्।
- 30 मैले इस्राएलका र यहूदाका मानिसहरूलाई नियालेकोछु। प्रत्येक कुरा जे तिनीहरूले गरेकाछन् त्यो पाप हो। तिनीहरूले बालक अवस्थामा हुँदैदेखि पाप कामहरू गरेकाछन्। इस्राएलका मानिसहरूले मलाई अति रीस उठाएका छन्। तिनीहरूले मलाई रीस उठाए किनभने तिनीहरूले आफ्नै हात द्वारा बनाएको मूर्तिहरू पूज्ने गर्छन्।” यो परमप्रभुबाट आएको सन्देश हो।
- 31 “यरूशलेम शहर बनिएको समयदेखि अहिलेसम्म यस शहरका मानिसहरूले मलाई क्रोधित बनाए। यो शहरले मलाई क्रोधित पार्यो यसर्थ मेरो दृश्यबाट यसलाई हटाउने पर्छ।
- 32 म यरूशलेमलाई ध्वंस गरिदिनेछु किनभने इस्राएल र यहूदाका मानिसहरूले पापमय कर्महरू गरेका छन्। यरूशलेम र यहूदाका मानिसहरूले तिनीहरूका राजाहरूले, शासकहरूले, तिनीहरूका पूजाहारीहरूले र अगमवक्ताहरूले लगाएत सम्पूर्ण मानिसहरूले मलाई क्रोधित पारेकाछन्।
- 33 “ती मानिसहरूले मलाई पिठ्यै देखाए। मैले तिनीहरूलाई घरि घरि शिक्षा दिन कोशिश गरेँ तर तिनीहरूले चाहेनन् मैले तिनीहरूलाई सुधार्ने प्रयास गरेँ, मेरो कुरामा ध्यान दिएनन् तिनीहरूले मेरो अनुशासन ग्रहण गरेनन्।
- 34 ती मानिसहरूले दिक्क लाग्दा मूर्तिहरू मेरो मन्दिरमा सजाए अनि त्यसलाई दूषित पारे।
- 35 “बेन-हिन्नोमको बेसीमा ती मानिसहरूले मोलेकलाई आफ्ना छोरा-छोरीहरू बलि चढाएर झटा देवता बाललाई पूजन उच्च स्थानको निर्माण गरे। मैले तिनीहरूलाई कहिले पनि त्यस्तो भयानक कार्यहरू गर भनेर आज्ञा गरिँँ यहूदाका मानिसहरूले यस्तो पापपूर्ण कामहरू गर्छन् भनेर कहिल्यै पनि मेरो मनमा लागेको थिएन।
- 36 “तिमीहरू भनिरहेका छौ, ‘बाबेलका राजाले तरवारले अनिकाल र रूढीले यरूशलेम आफ्नो अधीनमा पार्ने छ।’ तर परमप्रभु इस्राएलका परमेश्वर यो शहरको विषयमा भन्नुहुन्छ,
- 37 ‘म तिनीहरूलाई तिनीहरूको भूमिमा फर्काई ल्याउनेछु। म ती मानिसहरूसँग रीसाएको समयमा तिनीहरूलाई तितर-बितर पारेको ठाउँहरूबाट भेला पार्नेछु। तर म तिनीहरूलाई यो ठाउँमा फर्काई ल्याउनेछु। म तिनीहरूको जीवनलाई शान्त र सुरक्षित बनाउनेछु।
- 38 तिनीहरू मेरो मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमप्रभु हुनेछु।
- 39 म तिनीहरूलाई संयुक्त हृदय र पथ दिनेछु ताकि तिनीहरू र आफ्ना आफ्ना बाल-बच्चाको भलाईको निम्ति मलाई सधैं सम्मान गर्नेछन्।
- 40 “ ‘म तिनीहरूसित एक स्थायी करार गर्नेछु। यो करार बमोजिम म तिनीहरूको सधैं भलाई गर्नेछु। तिनीहरूले मलाई आदर गर्ने बनाउनेछन्। यसकारण तिनीहरूले मलाई कहिल्यै त्याग्ने छैनन्।
- 41 तिनीहरूलाई भलाई गर्नुमा म खुशी रहेनछु। म निश्चय तिनीहरूलाई यस देशमा रोप्ने छु र हर्काउने छु। म आफ्नो जन्मै हृदय र मनले त्यसो गर्ने छु।”
- 42 यसकारण परमप्रभु भन्नुहुन्छ “मैले तिनीहरूमाथि ठूलो विपत्ति ल्याएँ। त्यसरी नै मैले जो प्रतिज्ञा गरेको छु तिनीहरूको लागि उपकारी थोकहरू ल्याउँनेछु।
- 43 तिमीहरूले भनिरहेका छौ कि ‘बाबेलका सेनाले यो देश परास्त गर्यो अनि यो ता मानिस र पशुहरू बिना एक मरुभूमि भएको छ।’ तर याद गर मानिसहरूले एकपल्ट फेरि यस ठाउँमा जमीन किन्नेछन्।
- 44 तिनीहरूले पैसाहरू दिएर खेतहरू किन्नेछन्। तिनीहरूले जमीनको तमसुकमा हस्ताक्षर गर्नेछन् र साक्षीहरूको उपस्थिति मोहर लगाउनेछन्। मानिसहरूले फेरि साक्षीहरूको उपस्थितिमा बिन्ध्यामीनको देशमा यरूशलेम वरिपरिका ठाउँहरूमा, यहूदाको शहरहरूमा पहाडी देशमा, पट्टिमी बेसीहरू अन्तर्गत, अनि नेगेबामा जमीनहरू किन्ने छन्। त्यस्तो हुने नै छ किनभने म तिनीहरूलाई पुर्नस्थापना गर्नेछु।” यो परमप्रभुको सन्देश हो।

33

परमेश्वरको प्रतिज्ञा

- 1 परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो।
- 2 “परमप्रभुले पृथ्वी बनाउनु भयो अनि यसलाई सुरक्षित राख्नु भयो। उहाँको नाउँ परमप्रभु हो। परमप्रभु भन्नुहुन्छ,
- 3 “यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुण कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।”
- 4 परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्छ: “परमेश्वरले ती कुराहरू यरूशलेमका घरहरू, जुन घेरामचान र लडाइँको प्रतीरोधमा ध्वंस भएको थियो त्यस बारेमा र यहूदाका जग्गाहरू र राजाको महलहरू बारेमा भन्नुहुन्छ।
- 5 “ ‘यस शहरको दुष्कर्मले गर्दा म अब उसो यसको रक्षा गर्ने छैन। यरूशलेमको विरुद्ध युद्ध लड्न बाबेलका सैन्य आउनेछ र मेरो क्रोधले मारेको लाशहरूले यो शहर भनिनेछ।
- 6 “ ‘तर म शहरमा पुन आरोग्यता र स्वस्थय ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थ्यमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु।
- 7 म यहूदा र इस्राएलबाट लटिएका समानहरूको पुन बहाली गराउनेछु। म तिनीहरूलाई विगतको जस्तै बनाई दिनेछु।
- 8 मेरो विरोधमा तिनीहरूले गरेको पाप धोई पखाल्नेछु। तिनीहरूले मेरो विरुद्ध गरेको सबै पाप र विद्रोहहरू क्षमा गर्नेछु।
- 9 जब मैले गरेको भलाई कार्यहरू यस शहरका बसिन्दाहरूले सुन्छन्। तब पृथ्वीका जन्मै जातिहरू अघि यस शहरले मकहाँ प्रशंसा र महिमा ल्याउनेछ। जब ती जातिहरूले मैले यो शहरवासीहरूका निम्ति गरेको शान्ति र उन्नतिका कुराहरू सुन्छन् तिनीहरू भयभीत हुनेछन् अनि काम्नेछन्।’
- 10 “यसकारण परमप्रभु भन्नुहुन्छ, ‘तिमीहरू भनिरहेकाछौ, हाम्रो देश मानिस र पशुहरू बिनाको उजाड ठाउँ हो।’ अहिले यरूशलेमका गल्लीहरू र यहूदाका शहरहरू मानिसहरू र पशुहरू बिना ध्वंस भएको छ।
- 11 तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले प्रतिध्वनित हुनेछ। ती मानिसहरूले भन्ने छन्: ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैं कृपालु हुनुहुन्छ।’ तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन् कारण यस ठाउँबाट जे जे लुटिएको थियो म त्यो पुन बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु।” परमप्रभु भन्नुहुन्छ।

12 सेनाहरूका परमेश्वर भन्नुहुन्छ, “मानिसहरू अथवा पशु प्राणीहरू नभएर अहिले यो ठाउँ उराठलागंदो छ। तर यहूदाका सबै शहरहरूमा भेडा गोठालाहरूले भेडा बथानहरू चराउने र ती बथानहरूले थकाई मार्ने खकहरू हुनेछन्।

13 पहाडी देशमा, पश्चिमी बेंसीमा, नेगेबमा, बिन्यामीनको शहरहरूमा, अनि यरूशलेम र यहूदाको वरिपरि सबै शहरहरूमा भेडाका बथानहरू हुनेछन् अनि भेडा गोठालाहरू र भेडाहरू गन्ती गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।

असल शाखा

14 यो परमप्रभुबाट आएको सन्देश हो “मैले इस्राएल र यहूदाका मानिसहरूको लागि विशेष प्रतिज्ञा गरेकोछु, समय आइरहेछ, म ती वचनहरू पूरा गर्नेछु।

15 त्यसबेला, म दाऊदको परिवारमा एउटा धार्मिकताको शाखा उत्पन्न गराउनेछु। उसले यो देशमा न्याय ल्याउनेछ।

16 यो शाखाको समयमा यहूदाका मानिसहरू सुरक्षित हुने छन् अनि तिनीहरू यरूशलेममा मुक्त रहनेछन्। यो शाखाको नाउँ हो: ‘परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ।’ ”

17 परमप्रभु भन्नुहुन्छ, “दाऊदको परिवारबाट एकजना मानिस सधैं सिंहासनमा बस्नेछ र इस्राएलका परिवारमाथि शासन गर्नेछ।

18 अनि पूजाहारीहरू जो लेवी परिवारहरूबाट हुनेछन् तिनीहरू त्यहाँ मेरो अघि होमबलिहरू, अन्न बलिहरू र अरू बलिहरू चढाउन उभिन्छन्।”

19 यो सन्देश परमप्रभुबाट यर्मिया कहाँ आयो।

20 परमप्रभु भन्नुहुन्छ, “मसँग रात र दिनको करार छ। त्यो सदा-सर्वदा चल्तिरहनेछ। यदि तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ भने ताकि दिन र रात आफ्नो तोकिएको समयमा नआवोस।

21 तब तिमीहरूले मेरा सेवक दाऊद र लेवीसँग पनि मेरो करार बद्दिलन सक्छौ। दाऊदका सन्तानहरू अब राजा हुनेछैन र लेवीका परिवारबाट पूजाहारी हुनेछैन।

22 तर म मेरो दास दाऊदका सन्तानहरूलाई र लेवीका परिवारहरूलाई जसले मेरो सेवा गरिरहेका छन् संख्या वृद्धि गराउनेछु। तिनीहरूको सन्तानको संख्या आकाशमा ताराहरू र सागरको किनारामा बालुवाको कण झैं अनगन्ती हुनेछ।”

23 यर्मियाले यो सन्देश परमप्रभुबाट प्राप्त गरे।

24 “यर्मिया, तिमीले सुन्थो, मानिसहरूले के भनिरहेछन्? ती मानिसहरूले भनिरहेका छन्, ‘परमप्रभुले यहूदा र इस्राएलका परिवारहरूलाई जसलाई चुन्नुभएको थियो ती दुइलाई त्याग गर्नु भयो। तिनीहरूले मेरा मानिसहरूलाई घृणा गर्छन अनि तिनीहरूलाई एउटा जाति भनी भन्नु चाहँदैनन्।’ ”

25 परमप्रभु भन्नुहुन्छ, “यदि मैले रात र दिनसँग करार नराखेको भए अनि यदि मैले आकाश र पृथ्वीको लागि नियमहरू तैयार नबनाएको भए।

26 तब याकूबका सन्तानहरू अस्वीकार गर्न सक्छु। अनि मेरो दास दाऊदका सन्तानहरूलाई अन्ध्राहाम, इसहाक र याकूबको वंशहरूमाथि राज्य गर्नदिने छैन। तर तिनीहरूबाट जो खोसिएको छ त्यो पुन बहाल गरिनेछ र तिनीहरूमाथि दया गरिनेछ।”

34

यहूदाका राजा सिदकियाहलाई चेताउनी

1 परमप्रभुबाट यर्मियाकहाँ सन्देश आयो। सन्देश त्यतिबेला आयो जब बाबेलका राजा नबकदनेस्सर, यरूशलेम र त्यसका वरिपरिका शहरहरूका विरूद्ध लडाइँ गरिरहेका थिए। नबकदनेस्सरसँग उसका सारा सेना अनि आफूले शासन गरेका राज्यहरूका सेना र मानिसहरू थिए।

2 परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “यर्मिया यहूदाका राजाकहाँ जाऊ अनि तिलाई भन ‘सिदकियाह, परमप्रभु यसो भन्नुहुन्छ म यरूशलेमको यो शहर बाबेलका राजालाई दिइरहेको छु जसले यसलाई जलाएर खरानी पार्नेछ।

3 सिदकियाह बाबेलका राजा देखि तिमी उम्कने छैनौ। तिमीलाई निसन्देह पक्रिने छ र उसलाई सुम्पने छ। तिमीले आफ्नै आँखाहरूले बाबेलका राजालाई देखेछौ आमनै सामने कुरा गर्नेछौ। तब तिमीलाई बाबेलमा लैजानेछन्।

4 यहूदाका राजा सिदकियाह परमप्रभुको वचन सुन। परमप्रभुले तिमीहरूलाई भन्नुहुन्छ, तिमी यहुमा मारिने छैनौ।

5 तिमी शान्तिसित मनैछौ। मानिसहरूले तिमी पिता-पुर्खाहरूलाई जस्तै ती राजाहरू जो तिमी भन्दा अघि आए थियो लागी धूप जलाउनेछन्। तिनीहरूले तिमी निम्ति शोक मनाउनेछन् र दुःखीत भएर भन्नेछन्। “हे! प्रभु!” मैले म कुरा तपाईँसँग भनेकोछु।” यो सन्देश परमप्रभुबाट आएको हो।

6 तब यर्मिया आगमकाले परमेश्वरको यी सबै वचन यरूशलेममा सिदकियाहलाई भने।

7 बाबेलका राजाले यरूशलेम अनि यहूदाको बाँकी रहेका गढीमा भएका शहरहरू लाकीश र अजेकाको विरूद्ध लडे। यी मात्र यहूदाको देशमा पर्खालले बारेका थियो।

मानिसहरूले आफ्नो एउटा करार भङ्ग गरे

8 राजा सिदकियाहले यरूशलेमका मानिसहरूसँग हिब्रू कमारारहरूलाई मुक्ति दिनलाई करार गरेका थिए। एउटा सिदकियाहले करार गरेपछि सन्देश परमप्रभुबाट यर्मियाकहाँ आयो।

9 प्रत्येक मानिसले आफ्ना हिब्रू कमारारहरूलाई स्वतन्त्र पार्नु पर्ने हो। प्रत्येक हिब्रू कमारार-कमारीहरू स्वतन्त्र गराउनु पर्ने हो। कसैले पनि यहूदा समुदायबाट कमारो नबनावोस।

10 यसकारण यहूदाका शासकहरू र मानिसहरूले यो करार स्वीकार गरे। प्रत्येक मानिसले आफ्ना कमारार-कमारीहरू स्वतन्त्र बनाउनेछ। प्रत्येक मानिस राजी भए र सबै कमारार-कमारीहरू स्वतन्त्र गरिदिए।

11 तर त्यसपछि, मानिसहरू ज-जसकहाँ आफ्ना कमारार-कमारीहरू थिए तिनीहरूले आफ्ना मन बद्दले। यसकारण फेरि तिनीहरू आफैले स्वतन्त्र पारेका मानिसहरू ल्याए अनि तिनीहरूलाई आफ्नो कमारार-कमारीलाई बनाए।

12 तब परमप्रभुबाट सन्देश यर्मियाकहाँ आयो

13 “यही नै परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूका पिता-पुर्खाहरू मिश्रमा कमारार-कमारीहरू थिए मैले उनीहरूलाई मिश्रबाट निकालें अनि कमारारपनबाट पनि निकालें र तिनीहरूलाई एउटा करार गरे।

14 यो करार अनुसार प्रत्येक मानिसले आफ्ना हिब्रू कमारारहरूलाई प्रत्येक सातौं वर्षको आरम्भमा स्वतन्त्र दिनु पर्छ। प्रत्येक हिब्रू कमारार-कमारी छ वर्षको सेवा पछि स्वतन्त्र हुनु पर्छ। तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरामा ध्यान दिएनन्।

15 भएर तिमीहरू आफूले गरेको कामका निम्ति पन्ध्रताप गर्थौ अनि मेरो नजरमा के सही हो त्यो गर्थौ। जुन मन्दिर मेरो नाउँले प्रसिद्ध छ त्यसमा तिमीहरूले मेरो समक्ष एउटा करार गर्थौ अनि हिब्रू कमारार-कमारीहरूलाई स्वतन्त्र दिने घोषणा गर्थौ।

16 तर फेरि, तिमीहरूले आफ्ना मन बदलियो। तिमीहरूले मेरो नाउँको बेइज्जत गर्थौं। तिमीहरूले मुक्ति दिएका कमारा-कमारीहरूलाई फर्काई ल्यायो र बलपूर्वक तिनीहरूलाई कमारा-कमारी बनायो।

17 “यसकारण परमप्रभु भन्नुहुन्छ, ‘तिमीहरूले मेरो कुराको पालन गरेनौ। तिमीहरूले आफ्ना मित्र अनि छिमेकीहरूलाई स्वतंत्र पारेनौ। यसकारण तरवार, अनिकाल र भयानक महामारीद्वारा मारिनको लागि म तिमीहरूलाई मुक्ति घोषणा गर्छु। म तिमीहरूको अवस्था यति दर्दनाक बनाउनेछु कि तिमीहरूको अवस्था देखी सम्पूर्ण पृथ्वी नै भयभीत हुनेछ।

18 ज-जसले त्यो कारा भंग गरेछन् अनि ज-जसले मेरो अधि गरेका प्रतिज्ञाहरू लत्याएका छन् तिनीहरूसित त्यही व्यवहार गर्नेछु जस्तो एउटी बाछीलाई दुई फ्याक पार्छु र ती दुई टुक्राहरूको माझमा हिँडछु।”

19 ती मानिसहरू जो त्यो बाछाको दुईफ्याक माझबाट हिँडे तिनीहरू यहदा र यरूशलेमका शासकहरू, त्यो देशका मानिसहरू अनि नपुंसकहरू र पूजाहारीहरू थिए।

20 यसकारण ती मानिसहरू तिनीहरूका शत्रुहरूलाई सम्पनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती मानिसका लाशहरू चरा-चुरूङ्गीहरूका लागि खाद्य अनि पशुहरूको शिकार हुनेछ।

21 म यहदाका राजा सिदकियाहलाई र उसका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती सेनाहरू यरूशलेमबाट गइसकेका भएता पनि म तिनीहरूलाई बाबेलका राजाको सेनाहरूकहाँ सुम्पिनेछु।

22 तर म आदेश दिनेछु अनि बाबेलका सेनाहरू फर्की आउनेछन्।” यो परमप्रभुको सन्देश हो: ‘ती सेनाहरूले यरूशलेम विरुद्ध युद्ध गर्नेछ। बाबेलका सेनाहरूले यो शहर कब्जा गर्नेछन् र यसलाई जलाई खरानी बनाउनेछन्। म यहदाका शहर ध्वंस पार्नेछु र यसलाई कोही नबसे निर्जन मरुभूमिमा परिणत गरिदिनेछु।”

35

रेकाबी परिवारका असल उदाहरण

1 योशियाहको छोरो यहोयाकीम यहदाका राजा भएको बेला, परमप्रभुबाट यो सन्देश यर्मिया कहाँ आयो। यो परमप्रभुको सन्देश थियो:

2 “यर्मिया, रेकाबीहरूका परिवारकहाँ जाऊ। परमप्रभुको मन्दिरको एउटा छेउको कोठामा तिनीहरूलाई निम्त्याऊ। अनि तिनीहरूलाई दाखरस खुवाऊ।”

3 यसर्थ मैले यर्मियाको* छोरो याजन्याह जो हबसिन्याहको नाति हो र उसका दाज्यू-भाइहरू र सबै छोराहरू पनि ल्याएँ। मैले रेकाबीहरूका सम्पूर्ण परिवारलाई पनि ल्याएँ।

4 त्यसपछि मैले तिनीहरूलाई मन्दिरभित्र ल्याएँ। हामीहरू हानान जो यिदल्याहको छोरो हुन तिनको छोराहरूको कोठामा गयौं हानान परमप्रभुको एकजना भक्त थियो। त्यो कोठाको छेउमा अधिकारीहरूको थियो। यो कोठा शल्लुमको छोरो मासेयाह ढोकेको कोठाको छेउमा थियो। मासेयाह परमप्रभुको मन्दिरको ढोके थियो।

5 तब मैले रेकाबी परिवारको अघाडि एक चैटो दाखरस र केही कचौराहरू राखिदिएँ। अनि मैले तिनीहरूलाई “पिउनु भनें।”

6 तब रेकाबी मानिसहरूले जवाफ दिए, “हामी कहिले पनि दाखरस पिउने छैनौ किनभने हाम्रा पिता-पुर्खा रेकाबको छोरो योनादाबले, हामीलाई यस्तो आज्ञा दिए ‘तिमीहरू र तिमीहरूका सन्तानहरूले कहिल्यै दाखरस पिउनु हुँदैन।

7 उनले अन्न भनेका छन् घरहरू निर्माण नगर्नु। बिजु नरोप्नु अथवा दाख नरोप्नु। तिमीहरूले यी मध्ये कुनै एक पनि नगर्नु। केवल तम्बूहरूमा बसु। यदि तिमीहरूले त्यसो गर्थौ भने, जो तिमीहरू डुल्वाहरू थियो यस देशमा धेरै कालसम्म रहने छौ।’

8 रेकाबका छोरो हाम्रा पिता-पुर्खा योनादाबले दिनुभएको प्रत्येक आज्ञा हामीले पालन गरेकाछौ। हामी कहिले मदपान गर्दैनौं। हाम्रा पत्नीहरू, छोराहरू र छोरीहरूले कहिले दाखरस पिउँदैनन्।

9 हामी बसे घरहरू कहिले बनाउँदैनौं। अनि हाम्रो आफ्नै दाखबारी र खेतहरू छैनन्। हामी कहिल्यै अन्न रोदैनौं।

10 हामी तम्बूहरूमा बस्छौं अनि हाम्रा पिता-पुर्खा योनादाबले आज्ञा गरेको प्रत्येक कुरा पालन गर्छौं।

11 तर जब बाबेलका राजा नबुकदनेस्सरले यहदामाथि आक्रमण गरे, हामी यरूशलेम गयौं। हामीले एक-अर्का माझ भन्यौं, ‘हामी यरूशलेमको शहरभित्र प्रवेश गर्ने पछि ताकि हामी बाबेल र अरामीहरूका सेनाहरूबाट छुटकारा पाउन सकौं।’ यसकारण हामी यरूशलेममा बस्यौं।”

12 तब परमप्रभुको वचन यर्मियाकहाँ आयो:

13 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यर्मिया, जाऊ अनि यो सन्देश यहदा र यरूशलेमका मानिसहरूलाई भन के तिमीहरूले शिक्षा नलिने अनि मेरो आदेश पालन नगर्ने?’

14 परमप्रभु भन्नुहुन्छ, ‘रेकाबको छोरो योनादाबले आफ्ना छोराहरूलाई दाखरस नखानु भनेर आदेश गरे अनि त्यो आदेश पालन गरियो। आज पर्यन्त योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गरे। तिनीहरू दाखरस पिउँदैनन्। तर मैले तिमीहरूलाई एकोहोरो भनिरहेकोछु तर तिमीहरूले मेरो आज्ञाहरू पालन गरेका छैनौं।

15 मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, ‘तिमीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुने पर्छ। तिमीहरूले अरू देवताहरूको अनुसरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बसेछौ।’ तर तिमीहरूले मेरो कुरा सुनेनौं।

16 योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूले दिएका आज्ञा पालन गरे तर यी मानिसहरूले मेरो आज्ञा पालन गरेका छैनन्।’

17 “यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले यहदा र यरूशलेमका बासिन्दाहरूकहाँ सबै संकटहरू ल्याउँदैछु जुन अधि मैले चेताउनी दिएको थिएँ। म ती मानिसहरूसँग बोलेँ, अनि तिनीहरूले मेरो कुरा सुन्न अस्वीकार गरे। मैले तिनीहरूलाई डाके तर तिनीहरूले जवाफ दिएनन्।’”

18 तब यर्मियाले रेकाबी मानिसहरूलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गर्थौं। तिमीहरूले योनादाबको उपदेशहरू अनुसरण गर्थौं। उनले जो आदेश दिएका थिए त्यो तिमीहरूले पालन गर्थौं।’

19 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘यसकारण त्यहाँ रेकाबका छोरो योनादाबका सन्तान सधैं रहनेछ जसले मेरो सेवा गर्छ।’”

* 34:18: एउटी बाछी ... हिडछन् यो एउटा उत्सव हो जुन मानिसहरूले समझौता गर्दा गर्ने गर्छन्। समझौता गर्ने मानिसहरू काटिएको पशुको टुक्राहरू माझबाट हिँडछन् तिनी केही भन्दै हिँडछन् जस्तै, “यदि मैले समझौता मानिने भने मेरो पनि यस्तै अवस्था होस।” * 35:3: यर्मिया यो अर्को मानिस (यर्मिया) हो।

36

- राजा यहोयाकीमले यर्मियाको बेहेस्वा जलाउँदछ
- 1 योशियाहको छोरो यहोयाकीम यहदाका राजा भएको चौथो वर्षमा परमप्रभुको यो सन्देश यर्मियाहकहाँ आयो। यो परमप्रभुबाट आएको सन्देश थियो
- 2 “यर्मिया, मैले तिमीलाई भनेको जम्मे सन्देशहरू बेहेस्वामा लेख। मैले तिमीलाई इष्ट्राएल, यहदा र अन्य सारा जातिहरूका बारेमा भनेको छु। योशियाह राजा भए यता आज सम्मको ती सारा शब्दहरू जुन मैले भनेकोछु लेख।
- 3 हुनसक्छ यहदाका परिवारले गरेका दुर्घकमहरू विस्मृद् मैले गरिरहेको योजना बारे यहदाका मानिसहरूले सुन्नेछन् अनि हुनसक्छ तिनीहरू दुष्ट कामहरू गर्नुदेखि रोकिनेछन्। यदि तिनीहरूले त्यसो गरे भने म तिनीहरूले गरेका अपराधहरू र पाप क्षमा गरिदिनेछु।”
- 4 यसकारण यर्मियाले नेरियाहको छोरो बास्कलाई बोलाए। बास्कले यर्मियालाई परमप्रभुले भन्नु भएको सबै कुराहरू यर्मियाको लेख-आदेशमा बेहेस्वामा लेखे।
- 5 यर्मियाले बास्कलाई भने, “मलाई परमप्रभुको मन्दिरमा जाने अनुमति छैन।
- 6 यसकारण म चाहन्छु कि तिमी परमप्रभुको मन्दिरमा उपासको दिन जाऊ अनि तिनीहरूका शहरहरूबाट आएका यहदाका मानिसहरूलाई मेरो निर्देशनामा तिमीले बेहेस्वामा लेखेको परमप्रभुको सन्देशहरू पढेर सुनाऊ।
- 7 हुनसक्छ कि मानिसहरूले परमप्रभुलाई सहयोगको लागि गृहनिर्माण अनि हेरेकले दुष्ट कामहरू गर्न देखि जोगिनेछन्। किनभने परमप्रभुले यी मानिसहरूमाथि महा रिस र क्रोध पोखाउँने भनी घोषणा गर्नु भएको छ।”
- 8 यसकारण नेरियाहको छोरो बास्कले अगमवक्ता यर्मियाले अह्लाएका प्रत्येक कुरा गरे। बास्कले बेहेस्वामा लेखिएका परमप्रभुको कुरा परमप्रभुको मन्दिरमा पढे।
- 9 योशियाहको छोरा यहोयाकीमको राज्यकालको पाँचौ वर्षको नवौं महीनामा यस्शलेमका अनि यहदाका शहरबाट यस्शलेममा आएका सबै मानिसहरूले परमप्रभुको नाउँमा उपास बसे घोषणा गरे।
- 10 त्यसबेला, बास्कले परमप्रभुको मन्दिरमा भेला भएका मानिसहरूको उपस्थितिमा यर्मियाका वचनहरू बेहेस्वाबाट पढे। तिनले परमप्रभुको मन्दिरको नयाँ प्रवेशद्वार छेउमा रहेको मथिल्लो आँगनमाथिको शापनको छोरो गमर्याहको कोठाबाट बेहेस्वा पढे। गमर्याह एकजना सचिव थिए।
- 11 गमर्याहको छोरो अर्थात् शापनको नाति मिकायाहले बेहेस्वाबाट पढिएको परमप्रभुको सन्देशहरू सुने।
- 12 जब मीकायाहले बेहेस्वाबाट परमप्रभुका सन्देश सुने, उनी राज महलको सचिवको कोठामा गए। सम्पूर्ण शाही अधिकारीहरू त्यहाँ राजाको दरबारमा बसिरहेका थिए। ती अधिकारीहरू हुन सचिव एलीशामा, शमायाहको छोरो दलायाह, अकबोरको छोरो एलनातान, शापनको छोरो गमर्याह, हनन्याहको छोरो सिदकियाह अनि अन्य अधिकारीहरू पनि त्यहाँ थिए।
- 13 जब बास्कले मानिसहरूलाई बेहेस्वाबाट पढी सुनाएको मिकायाहले जे सुनेका थिए तिनले प्रत्येक कुरो नै ती अधिकारीहरूलाई भने।
- 14 तब सबै अधिकारीहरूले यहदीलाई (नतन्याहको छोरो शैलेम्याहको नाति अनि कृशीको पनाति) बास्ककहाँ पठाए। यहदीले बास्कलाई भने, “तिमीले जुन बेहेस्वा मानिसहरू समक्षपढ्यौ त्यो लिएर मसित आऊ।”
- नेरियाहको छोरो बास्कले बेहेस्वा लिएर अनि तिनीहरूकहाँ गए।
- 15 तब ती अधिकारीहरूले बास्कलाई भने, “बस अनि हाम्रो लागि पढ र सुनाऊ।”
- यसर्थ तिनीहरूलाई बास्कले पढेर सुनाए।
- 16 ती शाही अधिकारीहरूले बेहेस्वाबाट सारा सन्देशहरू सुने। तब तिनीहरू डराए, अनि एका अर्कालाई प्रति हेरा-हेर गरे। तिनीहरूले बास्कलाई भने, “हामीले बेहेस्वामा भएका सबै सन्देशहरू राजा यहोयाकीमलाई भन्ने पर्छ।”
- 17 त्यसपछि अधिकारीहरूले बास्कलाई एउटा प्रश्न गरे, “बास्क, हामीलाई भन, तिमीले बेहेस्वामा लेखिएका सन्देशहरू कहाँबाट पायौ? के त्यो यर्मियाले भनेका कुराहरू लेखेका है?”
- 18 “हजुर”, बास्कले जवाफ दिए। “यर्मियाले भन्यो, अनि मैले सारा सन्देशहरू बेहेस्वामा मसीले लेखे।”
- 19 तब शाही अधिकारीहरूले बास्कलाई भने, “तिमी र यर्मिया भानु पर्छ र लक्नु पर्छ। तिमीहरू कहाँ लक्छौ कसैलाई पनि नभन्नु।”
- 20 तब शाही अधिकारीहरूले बेहेस्वा सचिव, एलीशामाको कोठामा राखे। तिनीहरू राजा यहोयाकीमकहाँ चोकमा गए र बेहेस्वामा भएको सबै कुरा भने।
- 21 यसकारण राजा यहोयाकीमले त्यो बेहेस्वा ल्याउनु यहदीलाई पठाए। यहदीले सचिव, एलीशामाको कोठाबाट त्यो बेहेस्वा ल्याए। तब यहदीले त्यो बेहेस्वा राजालाई र तिनको नजिकै उभिएका सेवकहरूलाई पढेर सुनाए।
- 22 यो नवौं महीना चलिरहेको थियो, अनि राजा हिउँदमा बसे महलमा बसिरहेको थिए। राजा यहोयाकीमको सम्मुख अगोनामा आगो दनदन बलिरहेको थियो।
- 23 यहदीले बेहेस्वा पढन शुरू गरे। जब उसले तीन वा चार पृष्ठ पढ्दथे, राजाले ती पढिसकेका पक्ति एउटा सानो छुरीले काट्थे अनि अगोनामा हाली दिन्थे र जब सम्म पुरै बेहेस्वा अगोनामा जलेर नष्ट भएन तब सम्म तिनले त्यसै गरे।
- 24 राजा यहोयाकीम र उनका सेवकहरू जसले बेहेस्वाबाट यी वचनहरू सुने तिनीहरू न त डराए न तिनीहरूले आफ्नो लुगा नै च्याते।
- 25 एलनातान, दलायाह र गमर्याहले राजा यहोयाकीमलाई त्यो बेहेस्वा नजलाउनु होस् भनेर विन्ती गरे। तर राजाले तिनीहरूको बिन्ती सुनेनन्।
- 26 राजा यहोयाकीमले आफ्नो छोरो यरहमेले, अजिएलको छोरो सरायाह र अबदीलको छोरो शैलेम्याहलाई सचिव बास्क र अगमवक्ता यर्मियालाई पक्रन हुक्म दिए। तर परमप्रभुले तिनीहरूलाई लुकाउनु भएको थियो।
- 27 यर्मियाले भनेको अनि बास्कले लेखेको सन्देशहरू भएको बेहेस्वा राजाले जलाई सके पछि परमप्रभुको सन्देश यर्मियाकहाँ आयो।
- 28 परमप्रभुले भन्नुभयो, “यर्मिया, अर्को एउटा बेहेस्वा लिएर यहदाका राजा यहोयाकीमले जलाएको पहिलो बेहेस्वामा जुन सन्देशहरू थिए सबै लेख।
- यहदाका राजा यहोयाकिमको सम्बन्धमा तिमीले भन्नेछौ: ‘त्यसपछि परमप्रभुले भन्नुभयो, “तिमीले बेहेस्वा जलायो कारण तिमीले सोच्यौ, बाबेलको राजा निम्त्रय आउनेछ र यो देश ध्वंस पारि मानिसहरू र पशुहरू काट्नेछ भनी सन्देशहरू किन तिमीले लेख्यौ?”
- 30 यसकारण, परमप्रभुले यहदाका राजा यहोयाकीमको बारेमा भन्नुहुन्छ: यहोयाकीमका सन्तानहरू दाऊदको सिंहासनमा अब उसो बसेछैन। जब यहोयाकीम मर्दछ, उसको लाश भूईंमा पर्योकिनेछ र दिनको गरम र रात चिसोमा त्यही रहनेछ।
- 31 म, परमप्रभुले, यहोयाकीम र उसका नानीहरूलाई दण्ड दिनेछु। उसका अधिकारीहरूलाई पनि दण्ड दिनेछु। कारण तिनीहरू दुष्ट छन् म तिनीहरूमाथि डरलाग्दो विपत्ति ल्याउनेछु भनी मैले चेताउनी दिएको छु। त्यो दुर्भाग्य तिनीहरूमाथि मात्र होइन तर यस्शलेम र यहदामा बसे सम्पूर्ण जातिलाई पनि अन्तर गर्नेछ। मेरो चेताउनी अनुसार जम्मे अधर्मकामहरू तिनीहरूमाथि पार्नेछु तर तिनीहरूले मेरो कुरा सुन्ने छैनन्।”

32 त्यसपछि यर्मियाले अर्को एउटा बेहेस्वा लिए अनि त्यो नेरियाहको छोरो सचिव बास्कलाई दिए। जस्तै यर्मियाले बोले, बास्कले परमप्रभुको त्यही सन्देशहरू बेहेस्वामा लेखे जुन राजा यहोयाकीमले आगोमा जलाई दिएका थिए। ती सन्देशहरू बाहेक अन्य धेरै त्यस्तै शब्दहरू दोस्रो बेहेस्वामा थपिएका थिए।

37

यर्मिया कैदमा

1 नबुकदनेस्सर बाबेलका राजा थिए। उनले यहोयाकीमको छोरो कोन्याहको सट्टामा सिदकियाहलाई यहूदाका राजा नियुक्त गरे। सिदकियाह योशियाहको छोरो थिए।

2 तर सिदकियाहले परमप्रभुको सन्देश प्रति ध्यानै दिएन जुन सन्देश परमप्रभुका अगमवक्ता यर्मियालाई प्रचार गर्न भनी दिनुभएको थियो। अनि सिदकियाहको कर्मचारीहरू र यहूदाका मानिसहरूले परमप्रभुको सन्देशलाई ध्यानै दिएनन्।

3 राजा सिदकियाहले शेलेश्याहको छोरो यहकल नाउंका मानिस अनि मासेयाहको छोरो पूजाहारी सपन्याहलाई अगमवक्ता यर्मियाकहाँ यसो भनी पठाए। यो सन्देश तिनीहरूले यर्मियाकहाँ ल्याए, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेस्वरसित प्रार्थना गरिदिनु होस्।”

4 त्यसबेला, यर्मियालाई कैदमा राखिएको थिएन, यसकारण उनी जता चाहन्थे त्यतै जान सक्दथे।

5 फिरऊनको सेना मिश्रदेखि बाहिर आएको थियो। मिश्रका सेना तिनीहरूस्तिर अघि बढिरहेको सन्देश सुनेर बाबेलका सेनाहरू जो यरूशलेमलाई घेरा हाल्दै थिए त्यहाँबाट गए।

6 परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ सन्देश आयो:

7 “परमप्रभु इस्राएलका परमेस्वर भन्नुहुन्छ, ‘यहकल अनि सपन्याह! यहूदाका राजा सिदकियाहले तिमीलाई मकहाँ प्रश्रहः सोध्न पठाएका छन्। राजा सिदकियाहलाई यसो भन मिश्रका सेना जो तिमीलाई सघाउन आइरहेका थिए, फर्की जानेछन्।’

8 त्यसपछि, बाबेलका सेना फर्केर यता आउनेछन्। तिनीहरूले यरूशलेममा आक्रमण गर्नेछन्। त्यसपछि बाबेलबाट आएका सेनाले यरूशलेमलाई आफ्नो अधीनमा पारी जलाईदिनेछ।

9 परमप्रभु भन्नुहुन्छ “बाबेलका सेना निरुच्य हामीबाट फर्केर जानेछन भनी सोचेर तिमीहरू आफैलाई मूर्ख नबनाऊ।” तिनीहरू जाने छैनन्।

10 यदि तिमीहरूले सम्पूर्ण बाबेली सेनालाई जितेता पनि केही घाइते सेनाहरू तम्बूमा छाडिए भने ती घाइते सेनाहरू उठनेछन् र यरूशलेमलाई जलाई दिनेछन्।”

11 जब बाबेलका सेना मिश्रका फिरऊनका सेनासित लडाइँ गर्नलाई यरूशलेम पुगे

12 यर्मियाले यरूशलेमबाट बिन्यामीनको देश तर्फ यात्रा गर्न इच्छा गरे। उनी त्यहाँ आफ्नो सम्पत्तिको अंश लिनलाई गईरहेका थिए।

13 तर जब तिनी यरूशलेमको बिन्यामीन प्रवेशद्वारमा पुगे प्रहरीहरूका अध्यक्षले तिनलाई पक्रे। त्यो अध्यक्षको नाउँ यिरियाह हो। यिरियाह शेलेश्याहका छोरा थियो। शेलेश्याह हनन्याहको छोरो थियो। अध्यक्ष यिरियाहले यर्मियालाई पक्रे अनि भने, “यर्मिया! तिमी हामीलाई छोडेर कल्दीहरूको पक्षमा गइरहेका छौ।”

14 यर्मियाले यिरियाहलाई भने, “त्यो सत्य होइन। म कल्दीहरूकहाँ सम्मिलित हुन गएको होइन।” तर यिरियाहले तिनको कुरा सुनेन अनि तिनलाई यरूशलेमको अधिकारीहरूकहाँ लगे।

15 ती शाही अधिकारीहरू यर्मियासंग अति क्रोधित थिए। तिनीहरूले यर्मियालाई कट्टेन आदेश दिए। त्यसपछि तिनीहरूले यर्मियालाई जोनाथनको घरमा कैद गरे। जोनाथन एकजना सचिव थिए। जोनाथनको घरलाई तिनीहरूले ड्यालखाना बनाएका थिए।

16 तिनीहरूले यर्मियालाई एक तहखानाको सानो कोठामा राखे। यर्मिया त्यहाँ धेरै समय सम्म बसे।

17 त्यसपछि राजाले यर्मियालाई उनको राजाको महलमा ल्याउन पठाए। सिदकियाहले गुप्त रूपमा यर्मियालाई सोधे, “के परमप्रभुबाट केही सन्देश छ?”

यर्मियाले जवाफ दिए, “जुन छ। तपाईंलाई बाबेलका राजाकहाँ सुम्पिनेछन्।”

18 तब यर्मियाले राजा सिदकियाहलाई सोधे, “मैले के भूल गरेकोछु? तपाईं र तपाईंका अधिकारीहरू विरुद्ध अथवा यरूशलेमका मानिसहरूसमाथि के अपराध गरे ताकि तपाईंले मलाई ड्यालखानामा राख्नु भयो?”

19 तिम्ना अगमवक्ताहरू अहिले कहाँ छन्? ती अगमवक्ताहरूले अगमवाणी गरेका थिए कि ‘बाबेलका राजाले तपाईं अथवा यहूदाको देशमाथि आक्रमण गर्ने छैन।’

20 तर अहिले मेरो प्रभु, यहूदाका राजा, दया गरेर मेरो कुरा मान्नुहोस् अनि मलाई सचिव जोनाथनको घरमा नपठाउनु होस्, नत्र म त्यहाँ मर्नेछु।”

21 यसकारण राजा सिदकियाहले यर्मियालाई प्रहरीहरूको चोकमा राख्ने हुकूम दिए। तिनीहरूले उनलाई शहरमा जम्मै रोटी नसकृञ्जेलसम्म दिनहुँ एउटा-एउटा रोटी दिए। यसकारण यर्मिया प्रहरीहरूको चोकमा बसे।

38

यर्मियालाई इनार भित्र फालियो

1 कतिपय शाही अधिकारीहरूले जस्तै मत्तानको छोरो पशत्याह, पशहरको छोरो गदल्याह, शेलेश्याहको छोरो युक्ल अनि मल्कियाहको छोरो पशहलेले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दैगरेको सुने,

2 “कि परमप्रभु भन्नुहुन्छ ‘जो यरूशलेममा बसे तिनीहरू तरवारहरूले अथवा अनिकालले अथवा डरलागो स्त्रीले मर्नेछन् तर ज-जसले सैन्य समक्ष आत्मसमर्पण गर्नेछ तिनीहरू जीवित रहनेछन् उसले जीवन युद्ध परितोषक रूपमा पाउनेछ र मर्नेछैन।’

3 अनि यही हो जो परमप्रभु भन्नुहुन्छ ‘यरूशलेमको शहरलाई निसन्देह बाबेलको राजाकहाँ सुम्पिनेछ। तिनीहरूले यसलाई कब्जा गर्नेछन्।’ ”

4 तब यर्मियाले भनेका कुराहरू सुनेपछि शाही अधिकारीहरू राजा सिदकियाहकहाँ गए। तिनीहरूले राजालाई भने, “यर्मियालाई मार्ने पछि किनभने उसले यस्ता कुराहरू गरेर शहरमा भएका सिपाहीहरूलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले यस्तो कुरा गरेर प्रत्येक मानिसलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले हामीलाई राम्रो होस् भन्ने चाँहदैन। उसले यरूशलेमका मानिसहरू नष्ट भएको हेर्न चाहन्छ।”

5 यसकारण राजा सिदकियाहले ती अधिकारीहरूलाई भने, “यर्मिया तिमीहरूको नियन्त्रणमा छ। म तिनीहरूलाई रोक्न केही गर्नु सक्तिन।”

6 त्यसपछि ती अधिकारीहरूले यर्मियालाई लगे अनि राजाको छोरो मल्कियाहको पानीको इनारमा पर्याकिदिए। त्यो इनार प्रहारी चोकमा थियो। ती अधिकारीहरूले डोरी लगाएर यर्मियालाई इनारको मुनी झारे। इनारमा पानी थिएन, तर हिलो थियो अनि त्यो हिलोमा यर्मिया भासिए।

7 तर एबेदमेलेक नाउंका एकजना कृशी मानिस जो राजमहलमा नपुसक थिए तिनले सुने कि अधिकारीहरूले यर्मियालाई पानीको इनारमा हालिदिए।

8-9 राजा सिदकियाह त्यस समय बिन्ध्यामीनको प्रवेशद्वारमा बसिरहेका थिए। तिनी राजदरवारबाट गए। तिनले राजालाई भने, “मेरो प्रभु महाराज! ती अधिकारीहरूले यर्मियासित दुर्कर्म गरिरहेका छन्। तिनीहरूले यर्मियालाई भोकै मरोस भनी पानीको इनारमा फ्याँकिदिए किनभने शहरमा रोटी छैन।”

10 तब राजा सिदकियाहले कृशवासी एबेदमेलेकलाई आदेश दिए “एबेदमेलेक यहाँबाट तीनजना मानिसहरू लैजाऊ अनि मर्न अघि नै यर्मियालाई इनारबाट निकाल।”

11 यसकारण एबेदमेलेकले आफूसँग तीनजना मानिसहरू लगेर गए। तर सर्व प्रथम उनी राजदरवारको भण्डार तर्फ गए अनि तिनले त्यहाँबाट पुराना र च्याउटिका लुगाहरू लगे। त्यसपछि डोरीमा ती थोत्रे लुगाहरू बाँधेर इनारमाभित्र यर्मियातिर झारिदिए।

12 कृशवासी एबेदमेलेकले यर्मियालाई भने, “यी पुराना लुगाहरू आफ्नो काखीमा चेप। जब डोरीद्वारा तिमीलाई माथि तानिने छ तिम्रो काखीमा यसले पैडको काम गर्नेछ। अनि तानिन्दा डोरीहरूले तिम्रो काखीमा चोट पार्नेछैन।” यसकारण यर्मियाले एबेदमेलेकले भने जस्तै गरे

13 ती मानिसहरूले डोरीहरूद्वारा यर्मियालाई तानेर पानीको इनारबाट बाहिर निकाले। अनि यर्मिया प्रहारीहरूको चोकमा बसे।

सिदकियाहले यर्मियालाई अन्न प्रश्नहरू सोध्छन्

14 तब राजा सिदकियाहले यर्मियालाई ल्याउनु कसैलाई पठाए। त्यो मानिसले परमप्रभुको मन्दिरको तेश्रो द्वारमा यर्मियालाई ल्यायो। तब राजाले भने, “यर्मिया, म तिमीलाई केही प्रश्नहरू सोध्नेछु। मबाट केही पनि नलुकाऊ।”

15 यर्मियाले सिदकियाहलाई भने, “यदि मैले उत्तर दिए भने तपाईंले मलाई मारु हुन्छ होला। अनि यदि मैले तपाईंलाई परामर्श दिए भने पनि सन्तु हुने छैन।”

16 तर राजा सिदकियाहले गुप्त रूपमा यर्मियासित कसम खाए र भने, “म परमप्रभु जसले हामीलाई सृष्टि गर्नु भयो अनि हामीलाई जीवन दिनुभयो, जस्तो जीवित हुनुहुन्छ त्यस्तै कसम खान्छु, म तिमीलाई न त मार्नेछु न तिमीलाई ज-जसले मार्न खोजिरहेका छन् तिनीहरूलाई नै सुम्पिन्छु।”

17 तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इश्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्दौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन।’

18 तर यदि तिमीले आत्मा समर्पण गर्न अस्वीकार गर्दौ भने यरूशलेम बेबीलियोनका सेनालाई सुम्पिने छ। तिनीहरूले यरूशलेमलाई जलाएर भस्म पार्ने छन्, अनि तिमी पनि तिनीहरूबाट जोगिने छैनौ।”

19 तर राजा सिदकियाहले यर्मियालाई भने, “तर म यहूदाका मानिसहरूसँग डराउँछु जसले अघिबाटै बाबेलका सेनाको पक्ष लिइसकेका छन्। म डराउँछु कारण तिनीहरूले मलाई यहूदाका मानिसहरूलाई सुम्पेछन् अनि तिनीहरूलाई मसित अति निम्न प्रकारले व्यवहार गर्ने अनुमति दिन्छन्।”

20 तर यर्मियाले जवाफ दिए, “सिपाहीहरूले तिमीलाई ती यहूदाका मानिसहरूलाई दिने छैनन्। राजा सिदकियाह, परमप्रभुको आज्ञा पालन गर, मैले भनेको कुराहरू मान। तब सबै कुराहरू तिम्रा निम्ति राम्रै हुनेछ, अनि तिम्रो जीवन सुरक्षित रहनेछ।

21 तर यदि तिमीले बाबेलका सेना समक्ष आत्मासमर्पण गर्न अस्वीकार गर्दौ भने, यो जो परमप्रभुले मलाई देखाउनु भएको त्यो हुनेछ।

22 सारा स्रीहरू जो यहूदाको राजाको दरबारमा छोडिएका थिए तिनीहरूलाई बाबेलको राजाका मुख्य अधिकारीहरूकहाँ ल्याइने छ। ती स्रीहरूले भन्ने छन्,:

‘तिम्रा साथीहरू तिमी भन्दा बलिया छन्,
तिम्रा मित्र जातिहरूले तिमीलाई धोका दिए
अनि तिमीलाई जितेका छन्।
तिम्रो खुट्टा हिलोमा भासियो
अनि तिमीलाई तिनीहरूले एकलै छोडेर गए।’

23 “तिम्रा सबै पत्नी र छोरा-छोरीहरू बाहिर ल्याइए अनि बाबेलका सेनालाई सुम्पिइयो। तिमी स्वयं पनि बाबेल सेनाबाट उम्कन पाउने छैनौ। तिमी बाबेलका राजाद्वारा लगिनेछौ अनि यरूशलेम जलेर भस्म हुनेछौ।”

24 तब सिदकियाहले यर्मियालाई भने, “हाम्रो बातचीत कसैले थाहा नपाउँन नत्र तिमी मर्नेछौ।

25 ती अधिकारीहरूले मैले तिमी सँग गरेको कुरा थाहापाउने छन्। तब तिनीहरू तिमीकहाँ आएर सोध्नेछन्, ‘यर्मिया, हामीलाई बताऊ राजा सिदकियाहले तिमीलाई के भन्यो। अनि तिमीले राजालाई के भन्यो सबै नै हामीलाई भन। ईमान्दारी साथ सारा कुरा हामीलाई भन तर तिमीलाई हामी मार्ने छौ।’

26 यदि तिनीहरूले त्यसो भने, तिनीहरूलाई भन् ‘मैले राजालाई नम्र निवेदन गरेको छु कि मलाई जोनाथनको घरमा नफकाइयोस् यदि मलाई त्यहाँ पठाउनु भयो भने, म मर्नेछु।’ ”

27 तब यस्तो भयो कि ती शाही अधिकारीहरू आए अनि यर्मियालाई प्रश्न गरे। यसकारण यर्मियाले तिनीहरूलाई राजाले दिएको आज्ञा अनुसार सबै कुराहरू भने। तब ती अधिकारीहरूले यर्मियालाई एकलै छोडेर गए किनभने कसैले पनि यर्मिया र राजा मात्र भएको कुराहरू चाल पाएका थिएनन्।

28 यसकारण यरूशलेमलाई अधीनमा लिनेदिन सम्मै यर्मिया प्रहारीहरूको चोकमार्ने बसे।

39

यरूशलेमको पतन

1 यरूशलेमलाई कसरी परास्त पारियो यहाँ वर्णन गरिएको छ यहूदाका राजा सिदकियाहको शासनकालको नवौं वर्षको दशौं महीनामा बाबेलका राजा नबूकदनेस्सरले आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरुद्ध अघि बढे अनि त्यसलाई घेराव हाले।

2 अनि सिदकियाह राजा भएको एघारौं वर्षको चौथो महीनाको नवौं दिनमा, शहरको पर्खाल भत्काइयो।

3 बाबेलका राजाका जम्मै भारद्वारहरू भित्र आए अनि मध्य प्रवेशद्वारमा बसे। ती त्यहाँ आउने अधिकारीहरूको नाउँ यस प्रकार छ, नेर्गल-सरेसेर, सम्मारनबो, मुख्य अधिकारी संसकीम, रब-सारीस, उच्च अधिकारी नेर्गल-सरेसेर, रबमाग र अन्य मुख्य अधिकारीहरू पनि थिए।

4 यहूदाका राजा सिदकियाहले बाबेलका अधिकारीहरूलाई देखाे। यसकारण उनी आफ्ना सिपाहीहरूसहित राजाको बाँैचाको फाटकबाट राती भागे अनि दुइ पर्खालको बीच भाएर यरूशलेम शहरबाट बाहिर आए। तिनीहरू अरबा तिर लगे।

5 कल्दीहरूका सिपाहीहरूले सिदकियाह र उनका सिपाहीहरूलाई खेद्वै गए अनि त्यति बेला सिपाहीहरू सिदकियाह सँगै यरीहोको मैदानमा पक्राऊ परे। तिनीहरूले सिदकियाहलाई बाबेलका राजा नबूकदनेस्सर जो हमात देशको रिबला शहरमा थिए त्यहाँ पुर्याए। रिबला शहरमा बाबेलका राजा नबूकदनेस्सरले सिदकियाहलाई कस्तो व्यवहार गर्नु पर्ने, बताए।

- 6 रिबला शहरमा बाबेलका राजाले सिदकियाहका छोरो र सबै मुख्य मानिसहरूलाई तिनकै उपस्थितिमा मारे।
 7 तब नबूकदनेस्सरले सिदकियाहको आँखा निकालिदिए र उसलाई बाबेलमा ल्याउन साङ्गलाले बाँधे।
 8 बाबेलका सेनाले राजाको महल अनि यरूशलेमको मानिसहरूको घरहरू जलाइदिए। अनि तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काइदिए।
 9 नबूजरदान बाबेलका राजाको विशेष सैनिकका कप्तान थिए। उनले शहरमा छोडिएका बाँकी मानिसहरूलाई ज-जसले समर्पण गरेका थिए अनि अन्य जो रहेकाहरूलाई कैदी बनाई बाबेलमा ल्याए।
 10 तर कप्तान नबूजरदानले यहूदाका गरीब मानिसहरू ज-जसको यहूदा देशमा केही थिएपनि तिनीहरूलाई छोडिदिए। यसर्थ उनले ती मानिसहरूलाई दाखबारी र खेतहरू दिए।
 11 तर नबूकदनेस्सरले यर्मियाको बारेमा नबूजरदानलाई केही आज्ञा दिए। नबूजरदान नबूकदनेस्सरका खास रक्षकहरूको कप्तान थिए। आदेश यही थियो
 12 “यर्मियालाई लैजाऊ र उसको हेरचाह गर। उसलाई नोकसान नपार। उसले जे माग्छ देऊ।”
 13 यसर्थ राजाका विशेष रक्षकहरूका कप्तान नबूजरदानले नबू-शजबान, रब-सारीख, रब-माग, समगरनबो, मुख्य अधिकारी सर्सकिम, नेर्गलसरसेर र सबै मुख्य अधिकारीहरू अनि बाबेल सेनाका हाकिमहरूलाई यर्मियाकहाँ पठाए।
 14 तिनीहरूले यर्मियालाई प्रहारीको चोक बाहिर निकाले। बाबेल सेनाका हाकिमहरूले यर्मियालाई अहीकामको छोरो अनि शापानको नाति गदल्याहको देखेरखमा राखे। गदल्याहलाई दिइएको आदेश अनुसार यर्मियालाई घर लगयो, यसर्थ उनी आफ्ना मानिसहरूसँगै बसे।
 एबेद-मेलेकलाई परमप्रभुको सन्देश
 15 मन्दिर्को चोकमा जब प्रहारीहरूले यर्मियाहलाई देखेरख गरिरहेका थिए। परमप्रभुबाट तिनलाई एउटा सन्देश आयो। यो सन्देश यसप्रकार थियो
 16 “यर्मिया तिमी कुशी मानिस एबेद-मेलेककहाँ जाऊ र यो सन्देश भन, ‘सेनाहरूका परमप्रभु, इझाएलका परमेश्वर यसो भन्नुहुन्छ, अति चाँडै म यरूशलेममा मेरो सन्देश सत्य बनाउने काम गर्छु। यो सन्देश सर्वनाश र नराप्नो कुराहरूबाट सत्य हुनेछ। तिमीले तिभ्रि आँखाले प्रत्येक कुरो साँचो भएको देख्छौ।’
 17 तर म त्यस दिन तिमीलाई जोगाउने छु, एबेद-मेलेक।’ यो परमप्रभुको सन्देश हो: ‘जुन मानिसहरूसित तिमी डराउँछौ म तिमीलाई ती मानिसहरूसँग सम्पने छैन।’
 18 तिमी तरवारले मारिने छैनौ। म तिप्रो रक्षा गर्छु। तिमीले ममाथि भरोसा गरेकाले तिमीले तिप्रो जीवन युद्ध पारितोषक रूपमा पाउनेछौ।” यो सन्देश परमप्रभुको हो।

40

यर्मियाको छुटकारा

- 1 विशेष रक्षकहरूका कप्तान नबूजरदानले जब यर्मियालाई रामामा कैद मुक्त गरेका थिए तिनीकहाँ परमप्रभुबाट एउटा सन्देश आयो। तिनले यर्मियाहलाई यरूशलेम र यहूदाका मानिसहरूलाई कैदी बनाई बाबेलमा लगेरहेकाहरूसितै साङ्गलाले बाँधिएको भेटे।
 2 जब नबूजरदानले यर्मियालाई भेटे, उनी तिनीसँग बात गरे। उनले भने, “यर्मिया, परमप्रभु तिप्रो परमेश्वरले यस ठाउँमा विपत्ती आउनेछ भनेर घोषणा गर्नुभयो।
 3 अनि अहिले परमप्रभुले जे भन्नु भएको थियो प्रत्येक कुरो गर्नुभयो। यो सर्वनाश आइलाग्यो कारण परमप्रभुको विस्द्व यहूदाका मानिसहरूले पाप गरेका थिए। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। यसकारण तिनीहरूलाई यस्तो भयो।
 4 तर अब म तिमीलाई मुक्त गरिदिनेछु। म तिमीलाई साङ्गलाबाट मुक्त पाछु। यदि तिमी इच्छा गर्छौ भने म सँग बाबेलतिर जाऊँ, म तिप्रो राम्रो देख्नेछ गर्नु छु। तर यदि तिमी मसँग आउने चाहँदैनौ भने नआऊ। हेर, सारा देश नै तिप्रो सम्मुख छ अनि तिमी जहाँ जान चाहन्छौ त्यहाँ जाऊ।
 5 अथवा शापानको नाति अहीकामको छोरो गदल्याहकहाँ जाऊ। बाबेलका राजाले गदल्याहलाई यहूदाको राज्यपाल नियुक्त गरेका छन्। जाऊ गदल्याहकहाँ तिप्रो मानिसहरू माझ बस अथवा तिप्रो इच्छा अनुसार तिमी जहाँ चाहन्छौ त्यहाँ जाऊ।”
 त्यसपछि नबूजरदारले यर्मियालाई केही भोजन र उपहार प्रदान गरे अनि बिदा गरे।
 6 यसकारण यर्मिया अहीकामको छोरो गदल्याहकहाँ मिस्रमा गए। यर्मिया गदल्याहसँग मानिसहरू माझ बसे जो यहूदाको देशमा छाडिएका थिए।
 गदल्याहको छोटा शासन
 7 यरूशलेम ध्वंस भए पश्चात केही सैन्य, अधिकारीहरू अनि तिनीहरूका मानिसहरू जो खेतमा बसिरहेका थिए, चाल पाए कि बाबेलका राजाले गरीब, र बाबेलमा कैदी बनाई नलगेएका मानिसहरूको कल्याणार्थ अहिकामको छोरो गदल्याहलाई राज्यपाल नियुक्त गरेका छन्।
 8 यसकारण ती सिपाहीहरू मिस्रमा गदल्याहकहाँ आए। ती सिपाहीहरू थिए नतन्याहको छोरो इश्माएल, करेहका दुइ छोराहरू योहानान अनि जोनाथन, पद्मेतको छोरो सरयाह, नतोफाबासी प्पेकाका छोराहरू, अनि माकाबासीको छोरो याजन्याह र थिनीहरूका सबैका मानिसहरू।
 9 अहीकामका छोरो गदल्याहले ती सिपाहीहरूले सुरक्षित अनुभव गर्नु भनी तिनीहरूसित शपथ लिएका थिए गदल्याहले यही नै भने “यही ठाउँमा बस अनि बाबेलका राजालाई सेवा गर र यो तिमीहरूका निम्ति भलो हुनेछ।
 10 बाबेलवासीहरू अधि जो हामीकहाँ आउँछन तिमीहरूको प्रतिनिधित्व गर्न म आफै मिस्रमा बस्नेछु। दाखरस, ग्रीष्मऋतुका फल, तेल जम्मा गर अनि भाँडामा राख। तिनीहरूले आफ्नो अधीनमा लिएको शहरहरूमा बस।”
 11 यहूदाका मानिसहरू जो मोआब, अम्मोन र एदोमका अनि अन्य देशहरूमा थिए तिनीहरूले चाल पाए कि बाबेलका राजाले बाँचेका मानिसहरूलाई यहूदाका छोडेका छन् र शापानको नाति अहीकामको छोरा गदल्याहलाई त्यस ठाउँका राज्यपाल नियुक्त गरे।
 12 यसर्थ यहूदाका मानिसहरू जो विभिन्न ठाउँमा छरिएर बसेका थिए यहूदामा फर्के अनि मिस्रमा गदल्याहलाई भेटे। तिनीहरूले धेरै मद र ग्रीष्म ऋतुका फलहरू बटुले।
 13 कारेहका छोरो योहानान अनि यहूदाका हाकिमहरू जो खेतमा थिए गदल्याहकहाँ मिस्रमा आए।
 14 योहानान र अन्य मानिसहरू आएर गदल्याहलाई भने, “तिमीलाई थाह छ कि अम्मोनवंशी राजा बालीसले तिमीलाई मार्न चाहन्छ? उसले नतन्याहको छोरो तिप्रो हत्याको लागि इश्माएललाई पठायो।” तर अहीकामको छोरो गदल्याहले ती कुराहरू विस्वास गरेनन्।
 15 तब कारेहका छोरो योहानानले गुप्त रूपमा मिस्रमा गदल्याहलाई भेटे अनि उनलाई भने, “नतन्याहको छोरो इश्माएललाई मार्न। कसैले पनि यस बारेमा केही पनि जान्दैनन्। तपाईंलाई मार्न उसलाई स्वतन्त्रता दिनु हुँदैन। यदि यस्तो भयो भने यहूदाका मानिसहरू जो भेला भएकाछन् तितर-बितर हुनेछन् अनि यहूदाका सन्तान ध्वंस हुनेछ।”

16 तर अहीकामको छोरो गदल्याहले कारेहको छोरो योहानानलाई भने, “इश्माएललाई नमार। जुन कुराहरू तिमीहरूले इश्माएलको बारेमा बताएका छौं ती सबै असत्य हो।”

41

1 सातौं महीनामा, एलीशाको नाति नतन्याहको छोरो इश्माएल, अहीकामको छोरो गदल्याहकहाँ उसको दशजना मानिसहरूसित आई पुग्यो। ती मानिसहरू मिस्रको शहरमा आए। इश्माएल राज-परिवारको सदस्य थिए। उनी राजा यहूदाका हाकिमहरू मध्ये एकजना थिए। इश्माएल अनि उसका मानिसहरूले गदल्याहसँग भोजन गरे।

2 जब तिनीहरूले खाईरहेका थिए, इश्माएल र उसका मानिसहरू उठे अनि शापानको नाति अहीकामको छोरो गदल्याहलाई तरवारले मारे। गदल्याह ती मानिस हुन जसलाई राजाले बाबेलका राज्यपाल नियुक्त गरेका थिए।

3 इश्माएलले यहूदावासी मानिसहरू अनि कल्दी सिपाहीहरू जो गदल्याहसँग मिस्रमा शहरमा थिए। तिनीहरूलाई पनि मारे।

4-5 गदल्याहको हत्या भए पछि त्यही दिन। कसैले यस विषयमा चाल पाउन अधि नै आफै दाही काटेका अनि लुगाहरू च्यातेका अनि तिनीहरू आफै काटिएकाहरू अन्नबलिहरू, अनि धूपहरू लिएर परमप्रभुको मन्दिरमा पूजा गर्न 80 जना मानिसहरू मिस्रमा आए। तिनीहरू शेकेम, शीलो र सामरियाबाट आएका थिए। ती कुनै पनि मानिसहरूलाई गदल्याहको हत्या भएको तिनीहरूलाई थाहा थिएन।

6 इश्माएलले मिस्रमा छोडे अनि ती 80 जना मानिसहरू भेट्न गए। तिनी ती 80 जना मानिसहरूसँग भेट्न जाँदा रोए। तिनले ती 80 जना मानिसहरूलाई भेटे अनि अहीकामका छोरो गदल्याहलाई भेट्न मसित जाऊँ भने।

7 तिनीहरू शहरमा पुगेका मात्र थिए, इश्माएल र उनका मानिसहरूले ती 80 जना मानिसहरूलाई मार्न थाले अनि इनारमा फर्काई दिए।

8 तर ती मध्ये दशजना मानिसहरूले इश्माएललाई भने, “हामीलाई नमार। हामीले कतिथोकहरू जमीनमा लुकाएका छौं। हामीसँग गहुँ, जौ तेल र मह छन्। हामी ती थोकहरू तिमीहरूलाई दिनेछौं।” यसकारण इश्माएल थामिए अनि तिनीहरूलाई मारेनन्।

9 (नतन्याहको छोरो इश्माएलले ती मृत शरीरहरू इनारभित्र त्यो नभरिञ्जेलसम्म फर्काए। त्यो ठूलो इनार राजा आसाले इश्माएलका राजा बाशाबाट आफू सुरक्षित रहन बनाएका थिए।)

10 इश्माएलले मिस्रमा शहरका सारा मानिसहरूलाई आफ्नो कब्जामा पारे अनि अम्मोनी मानिसहरूको देश पार गरे। ती मानिसहरूमा राजाको छोरीहरू अनि अन्य जे मानिसहरू त्यहाँ छोडिएका थिए। तिनीहरू थिए, बाबेलका राजाका विशेष रक्षकहरू कप्तानले, नबूजरदान गदल्याहलाई ती मानिसहरूको हेरचाह गर्न भनी नियुक्त गरेका थिए।

11 कारेहको छोरो योहानान अनि सेनाका हाकिमहरू जो उनीसँग थिए, इश्माएलले गरेका दुष्ट्याईको बारेमा सुने।

12 यसकारण तिनीहरूले तिनीहरूसित रहेका सारा सैन्य नतन्याहको छोरो इश्माएलसित लडन लगे। तिनीहरूले इश्माएललाई गिबोन शहरको ठूलो दहनेर नजिकै भेटे।

13 कैदीहरू जसलाई इश्माएलले लगेर गएका थिए उनीहरूले योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरूलाई देखे। तिनीहरू अति खुशी भए।

14 यसर्थ ती मानिसहरू जसलाई इश्माएलले मिस्रबाट कैदी बनाएर लगेका थिए कारेहको छोरो योहानानकहाँ गए।

15 तर इश्माएल र उनका आठजना मानिसहरू योहानानबाट बाँचे अनि अम्मोन मानिसहरूकहाँ भगे।

16 यसकारण कारेहको छोरो योहानान अनि उसका सेनाका हाकिमहरूले कैदीहरूलाई मुक्त गरे जसलाई इश्माएलले गदल्याहको हत्या गरे पछि ती मानिसहरूलाई मिस्रबाट कैदी बनाई लगेका थिए। तिनीहरूमा सिपाहीहरू, पत्री मानिसहरू, नानीहरू अनि नपुसकहरू थिए। योहानानले तिनीहरूलाई गिबोन शहरबाट ल्याए।

मिश्र तर्फ पलायन

17-18 योहानान र अन्य सेनाका हाकिमहरू कल्दीहरूसँग डराएका थिए। बाबेलका राजाले यहूदाका राज्यपालका रूपमा अहीकामको छोरो गदल्याहलाई नियुक्त गरेका थिए। यसकारण तिनीहरूले मिश्र जान यात्रा शुरू गरे अनि बेतलेहेम छेउ गरेरू-किहाममा शिबिर हाले।

42

1 तिनीहरू गरेरू किहाममा भएको बेला, योहानान र होशयाहको छोरो याजन्याह यर्मिया अगमवत्ताकहाँ गए। जम्मै सेनाका हाकिमहरू र सानोदेखि ठूला दर्जा सम्मका मानिसहरू योहानान र याजन्याहसित गए।

2 ती सबै जनाले अगमवत्ता यर्मियालाई भने, “हाम्रो नब्र निम्ति ग्रहण गर्नुहोस् र हाम्रा निम्ति तथा बाँचेका यी मानिसहरूको लागि परमप्रभु तपाईंका परमेश्वरसित प्रार्थना गरिदिनु होस्। एकपल्ट हामीहरू बहसंख्यामा थियौं तर अहिले तपाईं देबू हुन्दैछ हामी केही मात्र बाँचेका छौं।

3 यर्मिया, परमप्रभु तपाईंको परमेश्वरसित प्रार्थना गरिदिनु होस् ताकि हामी कहाँ जानु पर्ने अनि हामीले के गर्नु पर्ने हो।”

4 तब अगमवत्ता यर्मियाले उत्तर दिए, “तिमीहरूले के गर्नु पर्ने भनेको हो मैले बुझें। तिमीहरूले भनें झैं म परमप्रभु तिमीहरूका परमेश्वरसित प्रार्थना गरिदिने छु। परमप्रभुले भन्नु भएको सबै कुराहरू म तिमीहरूलाई भन्नेछु। कुनै थोकहरू पनि म तिमीहरूदेखि लुकाउने छैन।”

5 तब ती मानिसहरूले यर्मियालाई भने, “यदि हामीले परमप्रभु तपाईंका परमेश्वरले चाहनु भए जस्तै कामहरू गरेनौं भने हाम्रा निम्ति परमप्रभु साँचो र किस्वासी साक्षी रहनु हुन्छ। हामी जान्दछौं परमप्रभु तिमीहरूका परमेश्वरले के गर्नु पर्ने तिमीहरूलाई भन्नु हामीलाई पठाउन।

6 परमप्रभुको आदेश चाहे हाम्रो हितमा होस् अथवा नहोस् हामी पालन गर्नेछौं ताकि जब हामी परमप्रभु हाम्रा परमेश्वरको सबै आदेश पालन गर्छौं सब कुरो हाम्रो हितमा हुनेछ। हामी तिमीलाई ती सन्देश लिनका लागि परमेश्वर कहाँ पठाई रहेछौं। तब असल कुराहरू हामी प्रति हुने छ। हो, हामी परमेश्वरको सारा कुराहरू पालन गर्ने नै छौं।”

7 दश दिनको अन्त्यमा, यर्मियाकहाँ परमप्रभुबाट सन्देश आयो।

8 तब यर्मियाले कारेहका छोरो योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरू अनि साना ठूला दर्जाका सबै मानिसहरूलाई डाके।

9 तब यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इश्माएलका परमेश्वरको सन्देश यही हो। तिमीहरूले मलाई उहाँ कहाँ पठायो। मैले परमप्रभुलाई तिमीहरूले जे चाहन्थ्यौं त्यही सोधें। परमप्रभु भन्नुहुन्छ

10 “यदि तिमीहरू साँचे यस देशमा बसथ्यौं भने, म तिमीहरूलाई बलियो बनाउँछु। म तिमीहरूलाई नष्ट गर्ने छैन। म तिमीहरूलाई जोगाउनेछु अनि तिमीहरूलाई उखाल्ने छैन कारण तिमीहरूका निम्ति मैले गरेको नराम्रो काममा म दुःखित छु।

11 तिमीहरू बाबेलका राजासित भयभित छौं। तर अब उसँग नडराऊ। म तिमीहरूसित छु अनि म तिमीहरूलाई उबार बचाउने छु।

12 म तिमीह्रलाई दया दर्शाउनेछ। बाबेलका राजाले पनि तिमीह्र प्रति दयादृष्टि राख्नेछन् अनि उसले तिमीह्रलाई आफ्नो देशमा आउने अनुमति दिनेछन्।'

13 यदि तिमीह्र भन्छौ, 'हामी यस देशमा बसे छौ,' तब तिमीह्रले परमप्रभु तिमीह्रका परमेश्वरको आज्ञा पालन गरेनौ।

14 तिमीह्रले भन्न सक्छौ, 'हामी मिश्रमा जानेछौं जहाँ हामी युद्धको सम्मुखिन हनु पर्दैन, मिश्रमा हामीले युद्धको तरहीह्र सन्नु पर्दैन, हामी भोक भोकै बस्नुपर्दैन।'

15 यदि तिमीह्रले ती कुराह्र भन्छौ भने, तब परमप्रभुको सन्देश ध्यान दिएर सुन, हे यहूदाका बाँचेर रहेका मानिसह्र! सेनाह्रका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, 'यदि तिमीह्र मिश्रमा जाने निर्णय लिन्छौ अनि त्यहाँ बस्छौ भने यो तिमीह्रलाई हुनेछ।

16 तिमीह्र तरवारसित डराउँछौ, तर तिमीह्रलाई त्यहाँ तरवारले परास्त गर्ने नै छ। तिमीह्र भोकको चिन्ता गर्छौ तर, यसले तिमीह्रलाई मिश्रमा पनि पछ्याउनेछ अनि तिमीह्र त्यहाँ मर्नेछौ।

17 प्रत्येक मानिस जो मिश्र गएर बसे निर्णय लिन्छ, तरवार, अनिकाल र भयानक रोगबाट मर्नेछ। अनि कोही पनि मानिस मैले ल्याएको त्यो भयानक अनिष्टबाट बाँच्ने छैन।'

18 'सेनाह्रका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ 'यस्शलेम बासिन्दाह्रमाथि मैले मेरो क्रोध देखाएँ। त्यसरी नै जो मिश्र जाँदैछन् तिनीह्रमाथि क्रोध वर्षाउनेछ। तिमीह्र श्राप, श्राप, अपराध र निन्दाको पात्र बनिनेछौ अनि तिनीह्रले यहूदा फेरि कहिल्यै देखे छैनौ।'

19 'यहूदाका बाँचेका मानिसह्र हो, परमप्रभुले तिमीह्रलाई भन्नु भएको छ 'मिश्रमा नजाऊ।' तिमीह्र निश्चय जान्दछौ कि म तिमीह्रलाई चेताउनी दिँदैछु।

20 तिमीह्रले गलती गरिरहेका छौ जुन गलती तिमीह्रकै मृत्युको कारण बनिनेछ। तिमीह्रले मलाई परमप्रभु तिमीह्रका परमेश्वरकहाँ पठाऔ र भनौ, 'हाम्रो लागि परमप्रभु हाम्रा परमेश्वरसंग प्रार्थना गरिदेऊ अनि परमप्रभुले भन्नुभएको प्रत्येक कुरा हामीलाई भनिदिनु अनि हामी त्यो मान्नेछौ।'

21 यसकारण आज मैले तिमीह्रलाई परमप्रभुबाट सन्देश भनेको छु। तर तिमीह्रले मैले बताएको कुनै कुरामा पनि परमप्रभु तिमीह्रका परमेश्वरको आज्ञा पालन गरेका छैनौ।

22 यसर्थ निश्चित हो कि तिमीह्रले बुझ्छौ। तिमीह्र मिश्रमा गई बस्न चाहन्छौ। तर मिश्रमा तिमीह्रमाथि यी घटनाह्र हुनेछ। तिमीह्र तरवार, अनिकाल अथवा भयानक रूढीले मर्नेछौ।''

43

1 यसकारण परमप्रभु तिमीह्रका परमेश्वरबाट आएको सन्देश यर्मियाले मानिसह्रलाई भनी सिध्याए। परमप्रभुले मानिसह्रलाई भन्नु भनी यर्मियालाई भन्नु भएको प्रत्येक कुरो तिनले भने।

2 होशयाह्रको छोरो अजर्याह, कारेह्रको छोरो योहानान, अनि सबै अभिमानी मानिसह्र घमण्डी र हठी थिए। तिनीह्रले यर्मियालाई भने, 'यर्मिया तिमी झटो छौ! परमप्रभु हामीह्रका परमेश्वरले हामीलाई 'तिमीह्र मिश्रमा बस् जानु भन्नु भनी तिमीलाई सुझाउ दिनु भएको छैन।'

3 यर्मिया, हामी सोच्छौ कि नेरियाह्रको छोरो बास्कले हाम्रो विरुद्ध तिमीलाई अनुरेपित गरिरहेको छ। उसले चाहन्छ कि तिमीले हामीलाई बाबेलका मानिसह्रलाई सुम्पिदेऊ। उसले तिमीलाई त्यही काम गराउन चाहन्छ ताकि तिनीह्रले हामीलाई मार सक्नुन। अथवा उसले तिमीबाट त्यसो गर्न चाहन्छ ताकि तिनीह्रले हामीलाई कैदीह्र बनाउन सक्छन् र बाबेल लैजान्छन्।''

4 यसर्थ, कारेह्रको छोरो योहानान, सेना हाकिमह्र, अनि सारा मानिसह्रले परमप्रभुको आज्ञा उल्लंघन गरे। परमप्रभुले तिनीह्रलाई यहूदाका बस् भनी आज्ञा दिनु भएको थियो।

5 परमप्रभुको आज्ञा पालन गर्नुको सट्टा, योहानान र सेना हाकिमह्रले ती रहेका मानिसह्रलाई मिश्रमा लगे। बितेका दिनह्रमा शत्रुह्रले ती बाँचेका रहल मानिसह्रलाई अन्य देशह्रमा लुका थिए तर तिनीह्र यहूदाका फर्केर आए।

6 अहिले, योहानान र सबै सैन्य हाकिमह्रले सम्पूर्ण लोभेमानिसह्र, स्त्रीमानिसह्र, नानीह्र, राजकुमारीह्र अनि सबै अरू मानिसह्र जसलाई बाबेलका राजाको विशेष रक्षाह्रका कप्तान नबजरदानले गदल्याह्रको जिम्मामा छोडेका थिए तिनीह्रलाई मिश्रमा लगे। योहानानले अगमवत्ता यर्मिया अनि नेरियाह्रको छोरो बास्कलाई पनि लगे।

7 ती मानिसह्रले परमप्रभुलाई ध्यानै दिएन। यसकारण ती सबै मानिसह्रलाई मिश्र लगे। तिनीह्र तहपनेस शहरमा गए।

8 तहपनेस शहरमा, यर्मियाले परमप्रभुबाट सन्देश प्राप्त गरे

9 'परमप्रभुले यर्मियालाई भने, दूतदूतले दुइगाह्र हातमा ल्याऊ र तिनीह्रलाई ल्याऊ र फिरऊनको तहपनेस महलको हिलो र ईटालेमा छापेको सडकमा गाडी देऊ। यहूदाका मानिसह्रले हेरिहँदा नै तिमीह्रले त्यसो गर।

10 तब ती मानिसह्रलाई यसो भन कि 'सेनाह्रका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ म बाबेलका राजा नबूकदनेस्सरलाई जो मेरो दास हो यहाँ बोलाउनेछु। अनि उसको सिंहासन यहाँ मैले दुइगा लुकाएको ठाउँमा खडा गराउँछु नबूकदनेस्सरले आफ्नो राज-छत्र ती दुइगाह्र माथि फैलाउनेछ।

11 नबूकदनेस्सर यहाँ आउनेछ र मिश्रमाथि आक्रमण गर्नेछ। उसले जो मर्नु पर्नेछ तिनीह्रका लागि मृत्यु ल्याउनेछ। उसले तिनीह्रलाई कैद-स्थिति ल्याउने छ जो कैदमा पर्नु पर्नेछ। अनि उसले तिनीह्रको लागि तरवार ल्याउनेछ जो तरवारले मारिनु पर्नेछ।

12 नबूकदनेस्सरले मिश्रका झटो देवताह्रको मन्दिरह्रमा आगो जलाउनेछ। उसले ती मन्दिरह्र जलाउनेछ र ती मूर्तिह्र लैजानेछ। जसरी एकजना गोठालाले आफ्नो पोषाक सफा पार्छ। त्यसरी नै, नबूकदनेस्सरले मिश्रलाई सफा पार्ने छ। तब उसले मिश्रलाई सुरक्षित छाडिदिनेछ।

13 नबूकदनेस्सरले मिश्रको सूर्ध देवको मन्दिरमा रहेको स्मृति दुइगाह्र नष्ट गर्नेछ जुन मिश्रमा सूर्ध-देवताको मन्दिरमा छ। उसले मिश्रका जन्म मन्दिरह्र र देवताह्रलाई आगो लगाइदिनेछन्।''

44

मिश्रमा भएका यहूदी मानिसह्रको निम्ति परमप्रभुको सन्देश

1 परमप्रभुको सन्देश यर्मियाकहाँ आयो। यो सन्देश मिश्रमा बसेर मिग्दोल, तहपनेस, मेम्फिस र माथिल्लो मिश्रमा बसेर यहूदाका मानिसह्रका लागि थियो।

2 'सेनाह्रका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: 'मैले ल्याएका महा-आपतह्र तिमीह्रले यस्शलेम र यहूदाका शहरह्रमा देखेका छौ। ती शहरह्र भग्नावशेषमा मात्र छन् र त्यहाँ कोही मानिस बस्दैन।

3 ती ठाउँहरू ध्वंस गरिए किनभने तिनीहरूमा बस्ने मानिसहरूले दुष्ट कामहरू गरे। ती मानिसहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाए जसलाई न तिनीहरू न तिमीहरू न तिमीहरूका पिता-पुर्खाहरूले जान्दथे, अनि तिनीहरूलाई पूजा गरेर त्यसले मलाई रीस उठायो।

4 मैले घरिघरि तिमीहरूकहाँ आगमवक्ताहरू जो मेरो दासहरू हुन पर्छन्। आगमवक्ताहरूले “यस्ता भयानक पापहरू जुन म घृणा गर्छु नार्नु भनी तिमीहरूलाई आग्रह गरे।”

5 तर तिनीहरूले तिमीहरूका नराम्रा कार्यहरूबाट फर्कन मानेनन् तिनीहरूको आग्रहमा कुनै ध्यान दिए। तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू छाडेनन्।

6 यही कारण मैले मेरो क्रोध यहदा र यरूशलेमका मानिसहरूमाथि देखाएँ। मैले यहदाका शहरहरू र यरूशलेमका गल्लीहरूलाई दण्ड दिएँ। मेरो क्रोधको कारणले यरूशलेम र यहदाका शहरहरू भग्नावशेषमा परिणत भयो अनि आज ती शहरहरू जुन शून्य छन्।

7 “यसकारण, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मृतिपूजा गरेर किन तिमीहरूले स्वयंमा यति विध्वन नोक्सान ल्याइ रहेकाछौ? तिमीहरू किन यहदा देखि किन पुरूष, स्त्री, बालक र शिशुहरूलाई अगल गरिरहेका छौ। किन तिमीहरू आफ्नै निम्ति पनि भावी सन्तानहरू राख्दैनौ?’

8 अहिले मिश्रमा झट्टो देवता तिमीहरूले पुज्दै मलाई रीस उठाउँदै बसिरहेका छौ। तिमीहरू आफैले आफैलाई ध्वंस पारिरहेका छौ। तिमीहरू आफैले आफैलाई अन्य जाति-जातिहरूको सम्मुख श्राप र खिसीको पात्र बनाएका छौ।

9 के तिमीहरूले तिम्रा पिता-पुर्खाहरू, यहदाका राजाहरू, तिनीहरूका पत्नीहरू, तिमीहरू आफ्नै अनि आफ्ना पत्नीहरूको दुष्टाई जो तिनीहरूले यहदाको देशमा र यरूशलेमका गल्लीहरूमा गरेका थिए, भुल्छौ?

10 अहिले सम्म यहदाका मानिसहरूले आफूलाई विनम्र बनाएका छैनन्। तिनीहरूले कुनै प्रकारको सम्मान म प्रति देखाएका छैनन्। ती मानिसहरूले मेरो शिक्षाहरू अनुरसर गरेनन्। तिनीहरूले व्यवस्था र विधिहरू पालन गरेनन् जुन मैले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरूका निम्ति बनाएको थिएँ।

11 “यसकारण, सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तिमीहरूमाथि भयानक घटनाहरू घट्टुन भनेर निर्णय गरेँ। म यहदाका सारा परिवारलाई नष्ट गर्नेछु।

12 यहदामा केही बाँचेकाहरू जसले मिश्रमा जाने र बस्ने निर्णय लिएका छन् तिनीहरू सबै मिश्रमा मर्नेछन्। तिनीहरू साना देखि ठूला तिनीहरू-स्तरका सबै तरवार र अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास, हाँसो अनि अपमानको पात्र हुनेछन्।

13 जो मानिसहरू मिश्रमा बस्न गएका छन् तिनीहरूलाई दण्ड दिनेछु। म तरवारहरू, अनिकाल, भयानक हैजा फैलाएर तिनीहरूमाथि दण्ड दिनेछु। म तिनीहरूलाई यरूशलेमको शहरलाई दण्डित गरे जस्तै गर्नेछु।

14 यहदामा जीवितहरू रहेका जो मिश्रमा फर्कन्छन् तिनीहरू मध्ये म कसैलाई पनि जीवित राख्दिन। तिनीहरू मध्ये कसैले यहदामा फर्की बस्ने इच्छा गरे पनि केही बाहेक कोही पनि बाँच्ने छैनन्।”

15 यहदाका पत्नी मानिसहरू जो मिश्रमा बस्न फर्केका थिए तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाउथे अनि त्यो सत्य तिनीहरूका लोभेहरूले जान्दथे तर तिनीहरूले आफ्ना पत्नीहरूलाई त्यसो गर्न रोकेनन्। त्यहाँ यहदाका एक ठूलो हड्डा भेला हुन्थे। तिनीहरू दक्षिणी मिश्रमा बस्ने यहदाका मानिसहरू थिए। ती अन्य देवताहरूलाई बलिदानहरू चढाउने श्रीहरूका पतिहरूले यर्मियाहलाई भने,

16 “परमप्रभुबाट आएको सन्देश जो तिमिले हामीलाई सुनायो त्यो हामी मान्दैनौं।

17 हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउछौ भनी प्रतिज्ञा गरेका छौ र हामीले जे प्रतिज्ञा गरेका छौ त्यही गर्ने छौ। हामी बलिदानहरू चढाउँछौ अनि उनको पूजामा हामी उनलाई अर्धबलि खनाउछौ। पहिले पनि हामीले यसै गरेका थियौं हाम्रा पिता-पुर्खाहरू, हाम्रा राजाहरू तथा हाम्रा अधिकारीहरूले विगतमा त्यसै गरे। यहदा शहर र यरूशलेमको गल्लीहरूमा पनि हामीले त्यसै गर्यौं। त्यस समयमा हामीले स्वर्गकी रानीको पूजा गर्दा र हामीसँग प्रशस्त भोजनहरू थियो। हामी सफल भयौं हामीलाई केही भएको थिएन।

18 तर त्यसपछि हामीले स्वर्गकी रानीलाई बलिदानहरू छोड्यौ। उनमाथि हामीले अर्धबलि चढाउन छाड्यौ। जब हामीले उनलाई त्यसरी पूजन छाड्यौ प्रत्येक कुरोको अभाव हुन थाल्यो। हामी तरवार र अनिकालले मारियौं।”

19 तब स्वाप्तीमानिसहरूले यर्मियालाई भने, “हामीहरूले जे गर्दै थियौ र जब हामीले स्वर्गकी रानीलाई बलिहरू चढायौ अनि अर्धबलिहरू अपर्ण गर्थौ, हाम्रा पतिहरूले जान्दथे। पूजा गर्नु भनी जब हामीले स्वर्गकी रानीको निम्ति तिनको मृति भएको केकहरू बनायो हाम्रा पतिहरूले जान्दथे।”

20 तब यर्मियाले जम्मै मानिसहरू पुरूषहरू, स्त्रीहरू र ज-जसले तिनलाई उत्तर दिएका थिए तिनीहरूलाई भने।

21 यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका पिता-पुर्खाहरू, राजाहरू र भारद्गारहरू अनि यहदाको शहर र यरूशलेमको गल्लीहरूको देशका मानिसहरूले गरेका अपर्णहरू विषयमा परमप्रभुले राम्ररी जान्नु हुन्छ।

22 तिनीहरूले गरेका कुकर्महरू परमप्रभुले जुन घृणा गर्नुहुन्छ अब सहनुहुन्न। यही कारणले तिमीहरूको देशमा कोही पनि बस्दैन र आज जस्तो छ, त्यो श्रापित, उजाड र बाँझो भएको छ।

23 सारा ती दुष्ट कुराहरू हुन गएको कारण तिमीहरूले झट्टा देवताहरू प्रति गरेको बलिदानहरूले गर्दा हो। तिमीहरूले परमप्रभुको विरुद्ध पाप गर्थौ। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँले दिनु भएको विधि र व्यवस्था अनुरसर गरेनौ। यसकारण आज यो महासर्वनाश आइलाग्यो।”

24 तब यर्मियाले ती स्वाप्तीमानिसहरू सहित जम्मै पुरूष मानिसहरूलाई भने, “यहदाका सारा मानिसहरू जो अहिले मिश्रमा छौ; परमप्रभुको सन्देश सुन,

25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्नु भएका थियौ त्यही गर। “हामी हाम्रा प्रतिज्ञा पूरा गर्छौ, भेटीहरू र अर्धबलि स्वर्गकी रानीलाई चढाउछौ।” यसर्थ तिमीहरूको काममा अघि बढ अनि तिमीहरूको प्रतिज्ञा पूरा गर। तिमीहरूको प्रतिज्ञा राख।’

26 तर, परमप्रभुको सन्देश सुन, मिश्रमा बसिरहेका यहदाका मानिसहरू म परमप्रभु भन्छु कि: ‘म आफ्नो महान नाउँमा प्रतिज्ञा गर्छु कि आजदेखि उता मिश्रमा बस्ने यहदाका मानिसहरू कसैले पनि निश्चित रूपमा “परमप्रभु हुनुहुन्छ।” भनी मेरो नाउँ लिने छैन।

27 म ती मिश्रमा बासो-बास गर्ने यहदाका मानिसहरूलाई नियाली रहेको छु। म तिनीहरूको रक्षाको लागि होइन तर ध्वंस पार्नको लागि नियाली रहेको छु। मिश्रमा बस्ने यहदाका मानिसहरू अनिकाल र तरवारद्वारा मारिनेछन्, जबसम्म तिनीहरू पूरा खतम हुँदैनन् तबसम्म लगातार मारि नै रहनेछन्।

28 तरवारबाट बाँचेकाहरू थोरै मात्र यहदामा फर्कन्छन् अनि जो यहदामा बाँचेका छन् र मिश्रमा बस्न जान्छन् तिनीहरूले बुझ्नेछन् कि मेरो वचन कि तिनीहरूको वचन साँचो हुनेछ?

29 तब म तिमीहरूलाई प्रमाण दिनेछु, यो परमप्रभुको सन्देश हो, ‘म मिश्रमा तिमीहरूलाई दण्ड दिनेछु अनि तिमीहरूले जान्नेछौ कि तिमीहरूलाई नोक्सान पुर्याउने मेरो वचन साँचो ठहरिनेछ।’

30 परमप्रभु भन्नुहुन्छ, 'म जे भन्छु त्यो हुनेछ। मैले यहूदाका राजा सिदकियाह जो उसको शत्रु अनि जसले उसलाई मार्न खोजिरहेको थियो बाबेलको राजा नबूकदनेस्सरलाई दिए। मिश्रको राजा फिरऊन होत्रोलाई उसका शत्रुहरू जसले मार्न खाजिरहेका छन्, तिनीहरूलाई सुम्पिनेछु।'

45

बास्कलाई एउटा सन्देश

1 यहूदाका राजा योशियाहको छोरो यहोयाकीमको राज्यकालको चौथो वर्षमा अगमवक्ता यर्मियाले बास्कलाई यी कुराहरू भने। उसले यर्मियाको बेहेस्वामा ती कुराहरू लेखे यर्मियाले बास्कलाई जे भने त्यो यही हो।

2 "परमप्रभु इश्राएलका परमेश्वरले तिमीलाई यसो भन्नुहुन्छ, बास्क, तिमीले भनेका छौ, यो मेरो लागि अति नराप्रो हो।

3 'परमप्रभुले मेरो पीडा सहित मलाई दुःख दिनु भएको छ। म अत्यन्त थकित छु। मेरो पीडाको कारणले गर्दा म थकित मात्र होइन गलेको पनि छु। म आराम पाउन सक्तिन।'

4 यर्मिया, बास्कलाई यो भने, परमप्रभुले यसो भन्नुहुन्छ 'मैले बनाएको सबै कुरा भत्काईदिनेछु। अनि मैले जे रोपेको छु उखेल्नेछु। यहूदाको जतातै म त्यसो गर्ने छु।'

5 परमप्रभुले भन्नुभयो, 'बास्क तिमीले आफ्नै लागि ठूलो कुरा खोजिरहेका छौ। तर ती चीजहरू नखोज किनभने म सम्पूर्ण मानिसहरूमाथि भयानक क्रोध ल्याउनेछु।' परमप्रभुले यी कुराहरू भन्नुभयो। 'तिमी धेरै ठाउँमा जानु पर्नेछ। तर तिमी जहाँ जान्छौ म तिमीलाई बाँच्ने मौका दिनेछु।'

46

जातिहरूका बारेमा सन्देशहरू(C.K. heading)

1 ती वचनहरू जो परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ आए धेरै जाति-जातिहरूको विषयमा छ।

मिश्रका बारेमा सन्देशहरू

2 यो सन्देश मिश्र देशको विषयमा हो। यो सन्देश मिश्रदेशका राजा फिरऊन नेकोका सेनाको बारेमा छ। उसको सेना युफ्रेटिस नदीको किनार कर्कशमा भन्ने शहरमा पराजित भएको थियो। जब बाबेलका राजा नबूकदनेस्सरले फिरऊन नेकोको सेनालाई कर्कशमा पराजित गरे। त्यसबेला योशियाहको छोरो यहोयाकाम यहूदाका राजा भएको चार वर्ष पुगेको थियो। यो मिश्रलाई परमप्रभुको सन्देश हो।

3 "तिम्रो ठूलो र सानो ढालहरू तैयार पार।

युद्धको लागि अधि बढ।

4 घोडाहरू तैयार पार सिपाहीहरू

आफ्नो घोडाहरूमाथि चढेर

युद्धभूमिमा जाऊ।

लडाइँको टोपहरू लगाऊ।

भालाहरू तीखो पार

र झिलम लगाऊ।

5 मैले के देखे?

सिपाहीहरू भयभीत छन्

अनि भागिरहेका छन्।

ती वीर सेनाहरू

परास्त भइरहेका छन्।

पछि नहेरी तिनीहरू हतारिएर भागिरहेका छन्।

त्यहाँ वरिपरि त्रास छ।"

परमप्रभुले यी कुराहरू भन्नुभयो।

6 "फुतीला धाक्कहरू पनि भाग्न सक्नेनन्।

बलियो सिपाहीहरू पनि उम्कन सक्नेनन्।

तिनीहरू सबै ठेस लागेर लडने छन्।

उत्तरमा युफ्रेटिस नदीको किनारमा यस्तो घटनाहरू हुनेछन्।

7 नील नदी जस्तै को आइरहेछ?

को त्यस्तो तीव्र नदीहरू झैं आइरहेछ?

8 यो मिश्र हो जो नील नदी झैं आइरहेछ।

यो मिश्र हो जो त्यो तीव्र नदीहरू झैं उर्लेर आइरहेछ।

मिश्रले भन्दछ, 'म आउने छु अनि पृथ्वीलाई ढाक्नेछु।

म शहरहरू र त्यहाँ बस्ने मानिसहरूलाई नाश पार्नेछु।'

9 हे घोड-सवारी सिपाहीहरू, अधिबढ!

हे रथ हाँक्नेहरू, चाँडो हाँक!

हे वीर सिपाहीहरू, अधि बढ!

कृश र पटबाट आएका सिपाहीहरू, जो आफ्ना ढालहरू बोके।

लुदबाट आएका सिपाहीहरू धनु समाए।

10 "तर त्यस समय, हाम्रो मालिक सेनाहरूका परमप्रभु, परमेश्वरले

आफ्नो शत्रुहरूमाथि बढूला लिनहुनेछ। त्यो बढूला लिन दिन हुनेछ।

तरवारले मार्नेछ अनि सन्तुष्ट हुनेछ।

तिनीहरूको रगतले तरवार भरिनेछ।
यो उत्तर देशको यफ्रेटिस नदीको किनारमा मेरो मालिक,
सेनाहरूका परमप्रभु निम्ति बलि हुनेछ।

- 11 “हे मिश्र देशकी कन्ये-छोरी! गिलाद जाऊ अनि औषधि ल्याऊ।
अनि सबै औषधिहरू जो तिमीले लगाउँछौ त्यो व्यर्थको हुनेछन्।
तिमी निको हुने छैनौ।
- 12 तिम्रो अपमान विषयमा जाति-जातिहरूले सुन्नेछन्।
तिम्रो सबै सारा पृथ्वीभरि सुनिने छ।
एउटा ‘वीर सिपाही’ अर्को ‘वीर सिपाहीमाथि’ पल्टिनेछ
अनि दुवै ‘वीर सिपाहीहरू’ एकैचोटी लडछन्।”

13 यो सन्देश अगामवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो।

- 14 “यो सन्देश मिश्र,
मिगदोल, मेमफिस
र तहपन्हेसमा घोषणा गर
र यसो भन्, ‘युद्धको लागि तैयार हौ
किनभने तिम्रो वरिपरि तरवारले खोंदिएछ।’
- 15 तिम्रो गोस् किन पर्योकिएको छ?
त्यो कि उभिन सक्तैन?
किनभने परमप्रभुले तिनीहरूलाई तल घचेटि दिनुहुनेछ।
- 16 धेरै सिपाहीहरू ठोक्किनेछन् अनि लडनेछन्।
तब तिनीहरू परस्परमा भन्नेछन्,
‘उठ, हाम्रा आफ्ना मानिसहरूकहाँ जाऊ।
हामी हाम्रा अत्याचारीहरूको तरवार भन्दा टाढो
आफ्ना देशमा फर्को, हामी भाग्ने पर्छ
किनभने हाम्रा शत्रुहरूले हामीलाई परास्त गरे।’
- 17 मिश्रको राजा फिरऊनलाई
‘चको हल्ला जसले आफ्नो नाउँमा
बोलाऊ मौका गुमायो।’ ”
- 18 जास्तो म जीवित छु।
राजा भन्छन्, “यो राजाको नाउँ हो सेनाहरूका परमप्रभु आउनु हुनेछ।
उनी याबेर पर्वत
अनि समुद्रको किनारको कर्मल पर्वत जस्तै महान हुनेछ।
- 19 हे मिश्रकी छोरी! आफ्ना सामानहरू बाँधबुध गर,
दासत्वको लागि तैयार हौ,
किनभने मेमफिस शहर ध्वंस हुनेछ,
ती सहरहरू नष्टहुनेछन्।
जन शून्य बेकामे भूमि हुनेछ।
- 20 “मिश्र एउटी सुन्दरी गाई जस्तै हो,
तर एउटा डोस उतरबाट उसकहाँ आइरहेछ।
- 21 मिश्रका भाडाका सिपाहीहरू पोसिएका गोस्हरू झै
तिनीहरू सबै पीठ फर्काएर भागे।
तिनीहरू आक्रमणकारीहरू समक्ष एक क्षण टिक्न सकेनन्।
तिनीहरूको नाशको समय आईरहेछ।
तिनीहरू दण्डित हुनेछन्।
- 22 मिश्र सौंपको झै आवाज गर्दै
सुल्किरहेको छ
किनभने उसको शत्रुहरू
तेजले आएकाछन्।
शत्रुले मिश्रलाई बन्चरोहरूले रूख काटे झै
आक्रमण गर्नेछ।”
- 23 परमप्रभु भन्दछन्:
“तिनीहरूले उसको जंगल
बाक्लो भए पनि
फाँडनेछन्।
शत्रुका सेनाहरू सलह झै छन्
अनि कसैले गन्न सक्तैन।

24 मिश्रकी छोरी लज्जित हुनेछ।

उत्तर दिशाबाट आएका शत्रुले उसलाई पराजित गर्नेछ।”

25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म थेबेसको आमोनलाई दण्ड दिनेवाला छु। अनि म फिरऊन, मिश्र र त्यसका देवताहरूलाई दण्ड दिनेछु। म मिश्रका राजाहरूलाई र फिरऊनमाथि भरोसा गर्नेहरूलाई दण्ड दिनेछु।

26 म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।”

“यस ध्वंस पछि मिश्रमा फेरि अघि झै मानिसहरू बसो-बास गर्नेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

उत्तर इस्राएललाई सन्देश

27 “हे याकूब, मेरो दास! नडराऊ।

हे इस्राएल, होतोत्साही नबन।

म तिमीहरू र तिमी नानीहरूलाई ती सुदूर

र तिमीहरूलाई कैदी बनाउने ठाउँबाट बचाउनेछु।

याकूब फर्कनेछ अनि शान्ति र सुरक्षा पाउने छ

अनि कसैले पनि उसलाई भयभित पार्नेछैन।”

28 परमप्रभु भन्नुहुन्छ,

“हे याकूब, मेरो दास! नडराऊ।

म तिमीसँग छु।

मैले तिमीलाई जहाँ पठाएको थिए

ती जाति-जातिहरू सबै ध्वंस पार्नेछु।

तर म तिमीलाई पूर्णरूपले ध्वंस गर्ने छैन।

तिमीले गरेको गल्तीको सजाय तिमीले पाउनु नै पछि,

आवश्यकता अनुसार म तिमीलाई सुधारनेछु

र तिमीलाई सजाय नदिइ मुक्त पार्नेछैन।”

47

पलिशती मानिसहरूका बारेमा सन्देश

1 यो सन्देश पलिशती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो।

2 परमप्रभु भन्नुहुन्छ:

“हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्।

तिनीहरू किनारमा छालले हिकाउँदै उर्लेको नदी जस्तै आउनेछन्।

तिनीहरूले बाढीले झैँ सारा देश शहरहरू

र त्यहाँ बसे मानिसहरू ढाक्नेछन्।

त्यस देशका मानिसहरूले विलौना गर्नेछन्

तथा गुहार मान्नेछन्।

3 तिनीहरूले घोडाहरू दौडको टापहरू सुन्ने छन्,

तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन्, तिनीहरूले चक्काको गुडुल्लिकएको आवाज सुन्ने छन्।

बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्।

तिनीहरू अति नै कमजोर हुनेछन्।

4 सोर अनि सिदोनलाई सहायता गर्न सक्ने

त्यहाँ रहेका प्रत्येक जिउँदालाई टुक्राउनको लागि

पलिशतीलाई सर्वनाश पार्ने

समय आएको छ।

पलिशतीहरू र कप्तोर टापुमा रहेका मानिसहरू सबैलाई

परमप्रभुले ध्वंस गर्नु हुनेछ।

5 गाजाका मानिसहरूले आफ्नो केश खौरन्छन्।

अशकलोनका मानिसहरू चूपचाप रहन्छन्।

हे बेसीमा बाँच्नेहरू हो! कहिलेसम्म तिमीहरू स्वयंलाई काट्नेछौ?

6 “हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ।

कहिले सम्म तिमी लडाइँ गरिरहेने छौ?

आफ्नो छापभित्र फर्केर जाऊ।

रोक शान्त हो।

7 तर कसरी परमप्रभुको तरवार शान्त हुनसक्छ?

परमप्रभुले यसलाई आज्ञा दिनु भएको छ।

उहाँले अशकलोन र समुद्री किनारमा भएका

शहरहरूलाई आक्रमण गर्नु आज्ञा दिनु भएको छ।”

48

मोआबको बारेमा सन्देश

1 यो सन्देश मोआब देशसित सर्म्पकित छ। सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ:

“पर्वत नबोको दुर्भाग्य सामुने छ।

यो ध्वंस हुनेछ।

कियातिमको शहर लज्जित हुनेछ

अनि कब्जामा पर्नेछ।

ती बलिया किल्लाहरू लज्जित

तथा हतोत्साही हुनेछन्।

2 मोआबलाई फेरि प्रशंसा गरिने छैन।

देशबोनमा मानिसहरूले मोआबको पराजयको युक्ति रचे।

तिनीहरूले भने, ‘आऊ, हामी मिलेर त्यस ठाउँलाई नष्टपारौं ताकि अब उसो एउटा जाति नरहोस्।’
हे मदमेन, तिमीलाई पनि चूपचाप पारिन्छ।

तरवारले तिप्रो खेदो गर्नेछ।

3 होरोनैमबाट आएको चिच्याहट सुन।

तिनीहरू लुटपाट र विध्वंसले गर्दा चिच्याई रहेकाछन्।

4 मोआब नष्ट हुने नै छ।

उसका स-साना बालकहरू गुहार माग्दै रूने छन्।

5 मोआबका मानिसहरू रूँदै

लुहीतको उकालो बाटो जान्छन्।

होरोनैम तिर जाने ओह्रालो बाटोमा

ध्वंसको परितापमा क्रन्दन सुनिन्छ।

6 भाग जाऊ! भाग आफ्नो प्राण बचाऊ,

मरुभूमिको जंगलमा हुने पोथ्रा झैं बन।

7 “तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्थौं।

यसकारण तिमीहरू कैदमा पर्यौं।

उसका अधिकारीहरू

र पूजाहारीहरूसितै कमोशलाई देश निष्कासन गरियो।

8 प्रत्येक शहर ध्वंस पारिनेछ

अनि कुनै एउटा शहर पनि बाँकी राखिनेछैन।

हरेक खाल्टाहरू समतल पारिनेछ,

समतल भुमी नष्ट हुनेछ।

परमप्रभुले भन्दु भएको कुरा पुरा हुनेछ।

अनि समतल देश ध्वंस पारिनेछ।

9 मोआबमा खेत बारि भरि नून छरिदेऊ

किनभने यो निश्चय नष्ट हुनेछ

अनि बासिन्दा कोही नभएर

मोआब शून्य मरुभूमि हुनेछ।

10 श्रापित होस् त्यो मानिस जसले परमप्रभुको काम गर्न विलम्ब गरिरहेछ।

धिक्कार छ त्यस मानिसलाई जसले ती मानिसहरू मार्न आफ्नो तरवार चलाउँदैन।

11 “मोआबले अनिष्ट कहिल्यै देखेको छैन।

मोआब दुर्गोमा रहेको र एउटा भौँडादेखि

अर्को भौँडामा नसारिएको दाखरस जस्तै छ।

उ कैदी भएर कहिले पनि बसेको छैन

यसकारण उ पहिल्यै जस्तै ताजा नै छ

अनि उसको स्वादमा बदली आएको छैन।”

12 तब परमप्रभु भन्नुहुन्छ,

“हेर, समय आइरहेछ जब म

उसलाई तिप्रो भौँडाबाट खन्याउन

अनि खाली भौँडाहरू टुक्रा-टुक्रामा

परिणत गराउन मानिसहरू पठाउनेछु।”

13 तब, मोआबका मानिसहरू कमोशले गर्दा लज्जित हुनेछन्। जसरी इस्राएलका मानिसहरूले झटा देवता बेतेललाई विश्वास गरेका थिए। त्यही झटा देवताले मद्दत नगर्दा तिनीहरू लज्जित भए।

14 “तिमीहरू कसरी भन्न सक्छौ, ‘हामी बलिया सिपाहीहरू हौं
अथवा हामी वीर योद्धाहरू हौं।’

15 शत्रुहरूले मोआबमाथि आक्रमण गर्नेछन्

- र शहरभित्र पसेर तिनीहरूलाई ध्वंस पार्नेछन्।
उसका खास जवान मानिसहरू हत्या गरेर मारिनेछन्।”
यो सन्देश महाराजाको हो,
उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
- 16 “मोआबको अन्त नजिकै छ।
मोआबलाई चँडै ध्वंस पारिनेछ।
- 17 मोआबका वरिपरि बसे मानिसहरू
तिमीहरू सबैले त्यो देशको लागि विलाप गर्नुपर्नेछ।
तिमीहरू जान्दछौ मोआब कति प्रसिद्ध छ।
यसर्थ त्यसको लागि रूनु
‘मोआबको शक्तिशाली अनि महिमामय राजदण्ड पूर्णरूपले टुक्रियो।’
- 18 “तिमीहरू दीबोनमा बसिरहेका छौ।
आफ्नो सम्मानपूर्ण ठाउँबाट झरेर आऊ
सुखा जमीनमा बस
किनभने विनाश आइरहेछ
अनि उसले तिमीहरूको दरिलो शहरहरू भत्काइदिनेछ।
- 19 “हे अरोएरमा बसे मानिसहरू हो।
बाटोको किनारमा उभ र हेर
पुरुष मानिसहरू भागिरहेका हेर
स्त्री मानिसहरू भागिरहेका हेर
तिनीहरूलाई के भयो सोध।
- 20 “मोआब धराशायी भएको छ
लाजले पूर्ण भएको छ।
विलौना गर अनि रोऊ।
अर्नोन नदीमा गएर घोषणा गर कि मोआब ध्वंस भयो।
- 21 समतल देशमाथि न्याय हुने समय आएको छ।
होलोन, यहसा र मेपात शहरहरूमा
न्याय गरिने समय आएकोछ।
- 22 दीबोन, नबो बेत-दिबलातैम शहरहरूमा
न्याय गरिने समय आएकोछ।
- 23 कियतैम, बेतगामूल, बेत-मोन शहरहरूमा
न्याय गरिने समय आएकोछ।
- 24 करियोत र बोञ्जा र छेउ,
टाढाका अनि नजिकका
मोआब सबै शहरहरूमा
न्याय गरिने समय आएकोछ।
- 25 मोआबको सिंग काटियो
अनि मोआबको पाखुरा भाँचिएको छ।”
परमप्रभुले यो कुरा भन्नुभयो।
- 26 “मोआबले सम्झाएको थियो कि ऊ परमप्रभु भन्दा महान हो।
अत मोआबलाई पागल हृन्जेलसम्म सजाय देऊ।
मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ।
मोआब मानिसहरूको हौंसोको पात्र हुनेछ।
- 27 “मोआब तिमीले इस्राएलको हौंसो उढायौ
इस्राएललाई एउटा चोरका समूहले पकडे।
प्रत्येक पल्ट तिमीहरूले इस्राएलको बारेमा बोल्दा आफ्नो टाउको हल्लायौ
अनि इस्राएलभन्दा असल छु भनी बहाना गर्यौ।
- 28 मोआबका मानिसहरू हो
आफ्नो शहरहरू छोड।
जाऊ ढुङ्गाहरूमा बस, ढुक्क जस्तो हो
जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।”
- 29 “हामीले मोआबको घमण्ड सुनेकाछौ,
उ अत्यन्तै घमण्डी थियो।
र उसले आफै दूतो हँ भन्ने ठान्थ्यो।
उ आफै गर्वाम्बित थियो।

उ अतिने घमण्डी थियो।”

30 परमप्रभु भन्नुहुन्छ, “मोआब कति रीसाह छ म जान्दछु, उसले आफ्नै प्रशंसाको गीत गाउँछ।
तर उ झूटो अंहकार गर्छ

ऊ आफूले भनेको कुराहरू गर्न सक्तैन।

31 यसर्थ म मोआबका मानिसहरूको लागि विलाप गर्दछु,
म सम्पूर्ण मोआबको लागि रुन्छु।

म कीर-हेरेसका मानिसहरूका लागि शोक गर्छु।

32 म याजेरको मानिसहरूसित याजेरकै लागि शोक गर्छु।

हे सिब्नाका दाखका बोट, बिगतामा तिप्रा दाखका बोटहरू
चौरतिर फैलिदि समुद्र पारी याजेर शहरसम्म फैलिएको थियो।

तर विनाशले तिनीहरूका फल र दाखहरू लगे।

33 मोआबको विस्तृत दाखबारीहरूबाट खुशी र आनन्द लगिएकोछ।

मैले अङ्गुर निचोर्दा रस निक्कन बन्द गरिदिँँ।

यसर्थ आनन्दको स्वरले तिनीहरूले अङ्गुर निचोर्दैनन्।

स्वर छ तर आनन्दको स्वर होइन।

34 “मानिसहरू हेशबोनेदेखि एलाले अनि जहाजसम्म कराउँदैछन्। मानिसहरू विलाप गरी रहेका छन्। तिनीहरूको विलाप सोअर, होरोनैम,
एलथ-शेलीशिया शहरहरूबाट सुनिन्छ। निम्नको पानी सुक्यो।

35 म मोआबलाई उच्च स्थानहरूमा तिनीहरूको देवताहरूलाई सुगन्धित धूप बाल्न र बलि चढाउनु रोक्छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

36 “म मोआब र किरहेसका मानिसहरूको लागि उदास छु। मेरो हृदय बास्तीको शोक धुन जस्तै रून्छ किनभने तिनीहरूको जोगाड गरेको
धन-सम्पति सबै नष्ट भयो।

37 प्रत्येक मानिसको केश खोँटेको छ। प्रत्येकले दाही काटेको छ।* प्रत्येकको हातहरू काटिएको छ। प्रत्येकले आफ्ना कम्मरमा उदासीनताको
धोती बोकैको छ।

38 घरका धुरीहरूमा तथा मोआब गल्लीहरूमा मेरेर गएकाहरूको लागि मानिसहरू जता-ततै विलाप गरिरहेका छन्। समस्त भूमि नै उदासीनताले
छाएको छ किनभने मोआबलाई मैले कसैलाई नचाहिने माटोको भोंडालाई झैं चकानाचूर पारेको छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

39 “मोआब तितर-बितर भएका छन्। मानिसहरू विलाप गरिरहेका छन्। मोआब लाजले वरिपरि घुन्छ। मानिसहरूले मोआबको खिल्ली उडाइरहे
छन् ऊ आफ्नो वरिपरि प्रत्येकका निम्ति डरको पात्र बनेको छ।”

40 परमप्रभु भन्नुहुन्छ, “हेर! एउटा चील आकाशबाट बेगहानेर आइरहेको छ।

यसले आफ्नो पखेटाहरू मोआब भरि फैलाई रहेछ।

41 शहरहरू कब्जा गरिनेछ,

बलिया किल्लाहरू घेरामा पर्नेछन्।

त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।

42 मोआब देश ध्वंस गराइनेछ।

किनभने उसले सम्झन्थ्यो कि ऊ परमप्रभु भन्दा महान छ।”

43 परमप्रभुले यी कुराहरू भन्नु हुन्छ:

“मोआबका मानिसहरू हो! तिमीहरूको लागि डर, गहिरो खाडलहरू र पासोहरू छन्।

44 मानिसहरू डराउने छन् र भाग्ने छन्,

तर तिनीहरू गहिरो खाडलहरूमा पर्नेछन्।

यदि तिनीहरू कसैले त्यहाँबाट उक्लिए भने

पासोहरूमा फँसेछन्

किनभने म मोआबमाथि दण्डको वर्ष ल्याउनेछु।”

परमप्रभुले यी कुराहरू भन्नुभयो।

45 “हेशबोनको छाँयामा शरणार्थीहरू नरहेको देखिन्छ।

तिनीहरू रहेनन् कारण हेशबोनबाट आगो

र सिहोनबाट ज्वाला गएको छ।

यसले मोआबको निधार र ती अहिले आनन्द

मनाउँदै गर्नेहरूको शिरलाई काटेर

नास पारिदिनेछ।

46 ए मोआब! तिमीलाई शोक!

कमोशका मानिसहरू नष्ट भएको छन्।

तिप्रा छोरा-छोरीहरूलाई कैदी बनाएर लगिन्छ।

47 “तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।” यो सन्देश परमप्रभुबाट थियो।

यसकारण मोआबमाथि लादिएको सजाय पूर्ण भयो।

* 48:37: प्रत्येक ... काटेकोछ मेरेर गएकाहरूको लागि शोक जाहेर गर्न मानिसहरूले यस्तो गरेका हुन्।

49

अम्मोनवंशीहरूको बारेमा एउटा सन्देश

1 यो सन्देश अम्मोनवासीहरूसित सम्बन्धित छ परमप्रभु भन्नुहुन्छ:

“अम्मोनवासी हो, के तिमीहरू ठान्छौ कि
इझ्राएलका मानिसहरूका नानीहरू छैनन्?
के तिनीहरूका अभिभावकहरू जमीनको उत्तराधिकारीहरू छैनन्?
तब किन मल्कामले गादको जमीन लियो?
किन उसको मानिसहरू उसका शहरहरूमा बस्छन्?”

2 परमप्रभु भन्नुहुन्छ, “अम्मोनको रब्बाले
युद्धको स्वर सुन्ने समय आउनेछ।
रब्बा एउटा नष्ट पहाड हुनेछ।
वरिपरिका सबै गाउँहरू जलाइनेछन्
र जसले तिनीहरूलाई बलपूर्वक निकालेका थिए
तिनीहरूलाई इझ्राएलका मानिसहरूले
बाहिर निकाल्नेछन्।”
यो सन्देश परमप्रभुबाट थियो।

3 “हे हेशबोनका मानिसहरू! विलाप गर।
किनभने ऐ शहर ध्वंस भएको छ।
हे रब्बामा बस्ने अम्मोनी स्त्रीहरू शोक प्रकट गर्ने लुगाहरू लगाऊ।
विलाप गर अनि पर्खालतिर दगुर।
मल्कम आफ्नो पूजाहारी
र अधिकारीहरूसित निष्कासन हुन्छ।

4 तिमीहरूले आफ्नो शक्तिमा घमण्ड गर्थौ।
तर तिमीहरूको शक्ति क्षय भएर गइरहेको छ।
हे अविश्वासी छोरी! तिमीले आफ्नो सम्पत्तिमा भरोसा गर्थौ
अनि ठान्यौ कि कसैले पनि तिमीमाथि आक्रमण गर्नेछैन।”

5 सेनाहरूका परमप्रभु मेरो मालिक भन्नुहुन्छ:
“प्रत्येक पक्षबाट म तिमीहरूका निम्ति भय ल्याउनेछु।
तिमीहरू सबैलाई खेदिनेछ
अनि शरणार्थीहरूलाई भेला पार्ने कोही हुने छैन।”

6 “त्यसपछि अम्मोनीहरूबाट जे खोसिएको थियो ती सबै कैदीहरूलाई फर्काएर ल्याउनेछु।” यो सन्देश परमप्रभुबाट आयो।

एदोमको बारेमा एउटा सन्देश

7 यो सन्देश एदोनसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ:

“के तेमानमा केही ज्ञान बाँचेको छैन?
के मानिसहरूको विवेकबाट परार्मश नष्ट भएर गयो?
के तिनीहरूले आफ्नो विवेक हराए?
8 हे ददानका मानिसहरू हो, भाग, लुक!
किनभने म एसावलाई उसको कर्मको लागि दण्ड दिने छु।

9 “जब मानिसहरूले अङ्गुर फल बटुल्छन्,
तिनीहरूले केही छाड्छन्।
जब राती चोरहरू आउँछन्
तिनीहरूलाई जति चाहिन्छ त्यति मात्र लैजान्छन्।
10 तर एसावबाट म प्रत्येक कुराहरू लैजान्छु।
म यसका गुप्त ठाउँहरूको पनि पत्तो लाउने छु
अनि उ मबाट लुक्न पाउने छैन।

उसका नानीहरू, आफन्त र छिमेकीहरू सारा सडनेछन् अनि एसाव अस्तिवहिन हुनेछ।
11 आफ्ना अनाथहरूलाई छाडिदेऊ, म तिनीहरूलाई सुरक्षा दिनेछु।
तिमीहरूका विधवाहरूले ममाथि भरोसा राख्नु।”

12 परमप्रभु भन्नुहुन्छ, “कतिपय मानिसहरू दण्डका पात्र छैनन्, तर तिनीहरू पीडित भए। तर एदोम तिमी दण्डको पात्र हो। यसर्थ तिमी निश्चय दण्डित हुनेछौ। तिमी यसबाट मुक्त हुने छैनौ।”

13 परमप्रभु भन्नुहुन्छ, “म आफैं यो प्रतिज्ञा गर्छु कि बोजा ध्वंस हुनेछ अनि एक खिसीको पात्र हुनेछ। यो बेकामे र अभिशाप हुनेछ। बोजा वरिपरिका जम्मे शहरहरू सदा-सर्वदाको निम्ति नष्ट हुनेछन्।”

14 मैले परमप्रभुबाट यो सन्देश सुनेको छु:

उहाँले ती जातिहरूलाई भन्न समाचारवाहक पठाउनु हुनेछ,
उक्त संदेश यो हो:

“आफना सिपाहीहरूलाई भेला गर!

र युद्धकोलागि तयार होऊ!

अनि एदोम विरुद्ध अघि बढ!

15 एदोम, म तिमीलाई जाति-जातिहरू मध्ये एकदमै निम्न पार्नेछु।

प्रत्येक मानिसले तिमीलाई घृणा गर्नेछन्।

16 एदोम! तिमीहरूले अन्य जाति-जातिहरूलाई भयभित पार्यौं,

अनि स्वयंलाई महान ठानेका छौं।

तर तिमीहरू अफिरलाई मूर्ख बनायो।

तिम्रा घमण्डले तिमीलाई धोका दियो।

तिमी फुटेको चटानमा बस्छौ, उच्च पहाडहरूमा बस्छौ।

तर यदि तिमीले आफ्ना घर चीलको गुँड भन्दा माथि बनायो भने पनि

म तिमीलाई तल झार्नेछु।”

यो परमप्रभुले भन्नुभएको हो।

17 “एदोम शोकको दृश्य बनिने छ

अनि मानिसहरू जसले उजाड शहर देख्छन्

आश्चर्यचकित हुन्छन् अनि यसका घाउहरूमा खिसी गर्नेछन्।

18 एदोम शहर, सदोम र गमोरा अनि वरिपरिका शहरहरू जस्तै परास्त हुनेछन्

अनि त्यहाँ कोही पनि बस्ने छैन।”

परमप्रभुले यसो भन्नुभयो।

19 “यार्दन नदी नजिक बाबलो जङ्गलबाट कहिले काहीं निस्कने अनि जहाँ मानिसहरू आफ्नो खेतमा भेडा र गाई वस्तुहरू राख्छन् म त्यहाँ जाने सिंह जस्तै हुँ। म एदोममा जान्छु। म मानिसहरूलाई खेदो ल्याउनेछु। जसलाई म मन पार्उँछु उसलाई यहाँ नियुक्त गर्छु। म जस्तो को छ? कसले मलाई चुनौती दिन सक्छ? कुनै गोठाला मेरो अघि उभिने सक्तैन।”

20 एदोमका मानिसहरूका निम्ति

परमप्रभुले बनाउनु भएको योजना सुन।

सुन, तेमानका मानिसहरूका निम्ति

परमप्रभुले के निर्णय लिनु भएको छ।

तिनीहरूले थूमाहरू धिस्वार्नेछन्।

उसले तिमीहरूको खेत

सम्पूर्ण नष्ट पार्नेछ।

21 एदोमका पतनको आवाजले

पृथ्वी थकिनेछ।

तिनीहरूका विलाप

लाल समुद्र सम्मै सुनिनेछ।

22 अक्कासिने चील उँभो बेगले तल झरी

आफ्नो पखेटा बोझामाथि फिजाउनेछ।

त्यस समयमा, एदोमका सिपाहीहरूको हृदय

प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।

दमिशकको बारेमा सन्देश

23 यो सन्देश दमिशक शहरसित सर्म्पकित छ:

“हमात र अर्पादका शहरहरू भयभीत छन्

किनभने तिनीहरूले कुल्छिनको खबर सुनेका छन्।

तिनीहरू डरले पल्लिए।

तिनीहरू शान्त हुन नसक्ने समुद्र झै कष्टमा छन्।

24 दमिशक शहर कमजोर भयो।

मानिसहरू भाग्न चाहन्छन्।

आंतकले तिनीहरूलाई समातेको छ।

तिनीहरूले शोक र प्रसव वेदनामा परेकी स्त्रीले झै

वेदना अनुभव गरिरहेका छन्।

25 “मानिसहरूले प्रसिद्ध शहर,

‘आनन्दको शहरलाई’ किन छोडेका छैनन्।

26 यसकारण जवानहरू शहरको सार्वजनिक स्थलहरूमा।

उसका सारा सिपाहीहरू त्यही समयमा मारिनेछन्।”

सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ।

27 “म दमिश्कको पर्खालहरूमा आगो लगाईदिनेछु।
त्यो आगोले बेनहददका किल्लाहरू पूर्ण रूपले जलाइदिनेछ।”

केदार र हासोरका बारेमा सन्देश

28 यो सन्देश केदार र हासोरको परिवार समूहको विषयमा छ। बाबेलका राजा नबूकदनेस्सरले तिमीहरूलाई पराजित पारे, परमप्रभु भन्नुहुन्छ:

“जाऊ र केदारलाई आक्रमण गर।

पूर्व दिशाका मानिसहरूलाई ध्वंस पार।

29 तिनीहरूको पालहरू, भेडाका बगालहरू,
पालका पर्दाहरू र तिनीहरूका चीजहरू लगिनेछ।
शत्रुले तिनीहरूका ऊँटहरू लगेर जानेछन्।

मानिसहरू तिनीहरू प्रति विच्युतने छन्।
डरलाग्दा कुराहरू चारैतिर भई रहेको छ।

30 भाग! छिटो भाग!

हे हासोरका मानिसहरू, लुक्ने ठाउँहरू खोज
किनभने बाबेलको राजाले तिमीहरूलाई परास्त पार्नु
एउटा युक्ति सौधेकोछ।”

यो सन्देश परमप्रभुबाट हो।

31 “एउटा देश छ जसले आफू सुरक्षित छु भन्ने सम्झन्छ।

तिमीहरूको न कुनै फाटक छ न त बार नै छ।

तिनीहरू एकलो बस्छन्।

यसकारण उठ अनि तिनीहरूमाथि जाई लाग।”

32 “शत्रुहरूले तिनीहरूका ऊँटहरू अनि गाई वस्तुहरू लैजानेछन्।

आफ्नो केश कुना मिलाएर चिटिक्क पारी काट्ने मानिसहरूलाई
म हावामा तितर-बितर पारिदिनेछु।

सबै तिरबाट म तिनीहरूमाथि संकटहरू ल्याइदिनेछु।”

यो परमप्रभुको सन्देश हो।

33 “हासोरको देश स्थालहरूको बास-स्थान बनिनेछ।

त्यहाँ एकजना मानिस पनि बस्ने छैन साथै त्यहाँबाट कोही हिड्नुल गर्ने छैन।

सधैँका निम्ति यो एक शून्य उजाड मरुभूमि जस्तै हुनेछ।”

एलामको बारेमा सन्देश

34 सिदकियाह यहूदाका राजा भएको प्रारम्भिक कालमा अगमवक्ता यर्मियाले परमप्रभुबाट एउटा सन्देश प्राप्त गरे। यो सन्देश एलामको विषयमा थियो।

35 सेनाहरूका परमप्रभु भन्नुहुन्छ,

“हेर, म एलामको धनु भाँचिदिनेछु।

धनु एलामको सबभन्दा श्रेष्ठ हतियार हो।

36 म आकाशको चारै कुनाबाट

एलामको विरुद्ध हावा ल्याउनेछु।

म एलामको मानिसहरूलाई पृथ्वीको सबै ठाउँहरूमा

जहाँ चारैदिशाबाट हावा बहन्छ, त्यहाँ खरपष्ट पारिदिन्छु,

कैदीहरूलाई हेक जातिमा खेदी पठाउनेछु।

37 म एलामलाई तिनीहरूका शत्रुहरू

जसले तिनीहरूलाई मार्नु खोजिरहेकाछन्

तिनीहरूकै अधि चक्नाचूर पारिदिनेछु।

म एलाममाथि डरलाग्दा सडकटहरू ल्याउनेछु।

मेरो उग्र रीस म तिनीहरूलाई देखाउनेछु।”

यो परमप्रभुबाट आएको सन्देश हो।

“म तिनीहरूलाई खेद तरवार पठाउनेछु

अनि त्यो तरवारले तिनीहरू सबैलाई

शेष नपारञ्जेल सम्म खेद्रेछ।

38 म मेरो सिंहासन एलाममा स्थापित गर्नेछु

र त्यहाँका राजा अनि भारद्वाहहरूलाई ध्वंस पार्नेछु।”

यो परमप्रभुको सन्देश हो।

39 “तर पछिल्ला दिनमा, एलामबाट जे लुटिएको छ त्यो पुनर्वहाल गर्नेछु।”

यो परमप्रभुले भन्नुभयो।

50

बाबेलको बारेमा सन्देश

- 1 यो सन्देशमा परमप्रभुले अगमवक्ता यर्मियाको मुखबाट बाबेल र यसको देश विषयमा भन्नुभयो।
- 2 “प्रत्येक जाति-जातिलाई यो घोषण गर,
झण्डा उठाऊ र सन्देश प्रचार गर।
सम्पूर्ण सन्देश सुनाऊ र भन,
‘बाबेलको राज्य कब्जा गरिनेछ।
बाल देवता लाजको पात्र हुनेछ।
मरोदक देवता भयभीत हुनेछ।
बाबेलका मूर्तीहरू लज्जित हुनेछन्।
उसका देवताका मूर्तिहरू रासित हुनेछन्।’
- 3 उत्तर दिशाबाट आएर एउटा जातिले बाबेलमाथि आक्रमण गर्नेछ।
त्यो जातिले बाबेललाई, जन-शून्य मरुभूमि तुल्य पार्ने छ,
कुनै मानिस पनि त्यहाँ बस्ने छैन।
‘दुवै मानिस जाति र पशुहरू त्यहाँबाट भागेर जानेछन्।’
- 4 परमप्रभु भन्नुहुन्छ, “त्यसबेला इस्राएलका मानिसहरू
अनि यहूदाका मानिसहरू एकैजुट हुनेछन्।
तिनीहरू संग-संगै रुने छन्।
अनि सँगै, तिनीहरू आफ्ना परमेश्वरलाई खोज्न जानेछन्।
- 5 ती मानिसहरूले सियोनमा कसरी जाने, सोध्ने छन्।
तिनीहरू त्यही दिशातर्फ जान थाल्नेछन्।
ती मानिसहरूले भन्ने छन्, ‘आऊ, हामी परमेश्वरकहाँ सम्मिलित हौं।
एक त्यस्तो करार गरौं जुन सदा-सर्वदा रहनेछ।
एक त्यस्तो करार गरौं जुन कहिल्यै भूलिने छैन।’
- 6 “मेरो मानिसहरू हराएका भेडा जस्तै भएका छन्।
तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुमार्गमा डोर्याए।
तिनीहरूका अगुवाहरूले तिनीहरूलाई पर्वत र पहाडहरूमा लक्ष्यहीन घुमी हिंडने बनाए।
यसर्थ तिनीहरूले आफ्ना मूल वासस्थान पनि बिर्सिए।
- 7 ज-जसले मेरो मानिसहरूलाई भेटे तिनीहरूलाई चोट पुर्याए।
तिनीहरूका शत्रुहरूले भने,
‘हामीले गल्ती काम गरेका छैनौं
किनभने ती मानिसहरूले परमेश्वरको विरुद्ध पाप गरे
जो तिनीहरूका साँचो आश्रय (घर) थियो।
तिनीहरूका पिताहरूले विश्वास गरेका परमप्रभु परमेश्वर हुनुहुन्थ्यो।’
- 8 “बाबेलबाट भाग।
कल्दीहरूका भूमि छाडिदेऊ।
बगालको अघि साँढ भेडा जस्तै होऊ।
- 9 म उपद्रव मच्चाउनेछु
र उत्तरबाट धेरै जातिहरू ल्याउनेछु।
यी जातिहरूको समूह बाबेलको विरुद्ध युद्ध लड्न अघि आउनेछन्।
तिनीहरूले बाबेललाई आफ्नो अधीनमा पार्नेछन्।
तिनीहरूको काँड सिपालु लडाकुहरू झैं छन्
र एउटै काँड पनि व्यर्थ जाँदैन।
- 10 ती शत्रुहरूले कल्दी मानिसहरूको सारा सम्पत्तिहरू लैजाने छन्।
लट्टेको सम्पत्तिले तिनीहरू पूर्ण हुनेछन्।”
परमप्रभुले ती कुराहरू भन्नुभयो।
- 11 “बाबेल, तिमी उन्तेजित र खुशी छौं।
किनभने तिमीले मेरो पैतृक सम्पत्ति लूट्यौं।
तिमी हरियो घाँसमाथि
कोरली गाई झैं नाचिरहेकाछौं।
तिमीहरू घोडाहरू झैं
हिन्न लागिरहेका छौं।
- 12 तर तिमीहरूकी आमा जसले तिमीलाई जन्म दिईन्
तिमी धेरै लज्जित हुनेछन्।
बाबेल सबै जाति-जातिहरू माझ नगन्य हुनेछ।
उ उदास र सूखा मरुभूमि हुनेछ।
- 13 परमप्रभुले आफ्नो क्रोध देखाउनु हुनेछ।

बाबेल पूर्ण रूपले उजाड हुनेछ
 अनि त्यहाँ कोही पनि बस्ने छैन।
 प्रत्येक यारी जो बाबेल भएर जान्छ त्यो अचम्बित हुनेछ
 र त्यसको घाउहरू देखेर छिप्सी गर्नेछ।

14 “बाबेलसित युद्धको लागि तैयार हौ।
 बाबेलमाथि काँडहरू हान,
 तिमीहरूको एउटा काँड पनि नजोगाऊ,
 किनभने यसले परमप्रभु विरुद्ध पाप गरेको छ।

15 सिपाहीहरूले बाबेललाई घेरे
 अनि विजय ध्वनि सुनाऊ।
 बाबेलले आत्मासमर्पण गरेकोछ।

उसका पर्खालहरू
 र धरहराहरू धराशायी गराइयो।
 यो परमप्रभुबाट प्रतिशोध हो।
 ऊमाथि वैरशुद्धि गर।

अन्य जातिहरूलाई उसले के गर्यो
 तिमीहरू उसलाई त्यसै गर।

16 तिनीहरूलाई अन्न रोप्न नदेऊ।
 तिनीहरूलाई बाली काटन नदेऊ।
 अहिले शत्रुका सिपाहीहरू आएका छन्।
 प्रत्येक मानिस र तिनीहरू
 आफ्नो-आफ्नो गाउँमा जाउन,
 आफ्नो-आफ्नो देशमा जाउन।

17 “इस्राएल भेडाको बथान जस्तो छ
 जो देशभरि नै छरिएका थिए।
 इस्राएल भेडाको बथान जस्तो छ
 जसलाई सिंहले खेदैदै सबै ठाँउमा छरपष्ट पारेकोछ।
 जसले उसलाई पहिला खानेसिंह अशशरको राजा हो।
 अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो
 त्यो बाबेलका राजा नबकदनेस्सर हो।

18 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ:
 ‘म बाबेलका राजा र उसको देशलाई दण्ड दिनेछु,
 त्यही तरीकाले जसरी मैले अशशरका राजालाई दण्ड दिएको थिएँ।’

19 “ ‘म इस्राएललाई फेरि फर्काएर आफ्नै ठाँउमा ल्याउने छु।
 तिनीहरूले कर्मेल र बाशानको चरण भूमिमा खुवाउनेछन्।
 तिनीहरू खाएर तृप्त हुनेछन्।
 तिनीहरूले छैम र गिलादका डाँडाहरूमा खाएर तृप्त हुनेछन्।’ ”

20 परमप्रभु भन्नुहुन्छ, “त्यस बेला, तिनीहरूले इस्राएलको अधर्म खोज्ने प्रयास गर्नेछन्
 तर तिनीहरूले कुनै अधर्म पाउने छैनन्
 तिनीहरूले यहूदाको पापहरू खोज्ने प्रयास गर्नेछन्
 तर तिनीहरूले कुनै पापहरू पाउने छैनन्
 किनभने जसलाई मैले बचाँए
 तिनीहरूको पाप क्षमा गरेकोछु।”

21 परमप्रभु भन्नुहुन्छ, “मरतैमको देशलाई आक्रमण गर।
 पकोदमा बस्ने मानिसहरूमाथि आक्रमण गर।
 तिनीहरूमाथि आक्रमण गर
 तिनीहरूलाई मार अनि सर्वनाश पार।
 मैले जुन कुरो दिएँ ती सब गर।

22 “सारा देशभरि नै युद्धको कोलाहल सुनिन सक्छ।
 यो विनाशको कोलाहल हो।

23 त्यो देश जसले सारा पृथ्वीलाई नै
 मार्तोलले हिकार्यो,
 त्यो कटिएको छ र टुक्रिएको छ।

बाबेल जाति-जातिहरू माझ प्राणीहीन भएकोछ।

24 हे बाबेल, मैले तिमीलाई पासो थापे
 अनि तिमीले थाहा पाउन अधि नै पक्राउ पर्यौ।

- तिमी परमेश्वरको विरुद्ध लड्यौ,
यसकारण तिमी बन्दी भयौ।
- 25 परमप्रभुले आफ्नो अश्रु-घर उघार्नु भयो
अनि क्रोधको हात-हतियार निकाल्नु भयो।
मेरो मालिक, सेनाहरूका परमप्रभुले ती हतियारहरू निकाल्नु भयो
किनभने उहाँले कल्दीहरूका देशमा आफ्नो काम गर्नु थियो।
- 26 “सुदूरदेशबाट पनि बाबेलको विरुद्ध आऊ।
अन्न-भण्डारहरू तोडी देऊ,
अन्नको थुप्रो झै बाबेललाई थुपार
अनि बाबेललाई पूर्ण ध्वंस पार
र कसैलाई पनि बाँचन नदेऊ।
- 27 सारा सँढिहरू मार।
तिनीहरूलाई कसाइकहाँ जानदेऊ।
तिनीहरूलाई धिक्कार!
तिनीहरूका निम्ति दण्ड पाउने समय आएकोछ।
- 28 मानिसहरू बाबेलबाट भागिरहेका छन्।
मानिसहरू जो बाबेलबाट बाँचेर आएकाछन्
तिनीहरू भन्दैछन्,
‘परमप्रभु हाम्रा परमेश्वरले उहाँको
र उहाँको मन्दिरको लागि प्रतिशोध लिनु भएकोछ।’
- 29 “काँडहरू हान्ने मानिसहरूलाई बोलाऊ,
तिनीहरूलाई बाबेलमाथि काँड हान्नु भन।
शहर घेराबन्दी गर भन।
कसैलाई पनि नछोड।
तिनीहरूका कुकर्मका फल देऊ।
अन्य जातिहरूलाई जसो गरेकी थिई
त्यसै गर,
किनभने इस्राएलका एक मात्र पवित्र
परमप्रभु विरुद्ध बाबेलले विद्रोह गरेको हो।
- 30 त्यस समय बाबेलका जवानहरूलाई गल्लीहरूमा मारिनेछ
र सेनाहरू मर्नेछन्।”
परमप्रभुले यो कुरा भन्नुभयो।
- 31 “बाबेल तिमी अति अंहकारी छौ
अनि म तिमी विरुद्ध छु।”
हाम्रो मालिक, सेनाहरूका परमप्रभुले भन्नुहुन्छ,
“तिमी दिन आएकोछ
म तिमीलाई दण्ड दिनेछु।
- 32 घमण्डी बाबेल ठोकिएर लडनेछ
अनि कसैले पनि उनलाई उठाउने छैन।
म उसको शहरहरूमा आगो लगाउनेछु
अनि उसको वरिपरि भएका प्रत्येक कुरो नै जल्नेछ।”
- 33 सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
“इस्राएल र यहूदाका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाई लगियो।
तिनीहरूलाई कैद गर्नेहरूले तिनीहरूलाई पत्रेर राखेका छन् र मुक्त पार्न अस्वीकार गरे।
- 34 तर तिनीहरूका उद्धारक शक्तिशाली हुनुहुन्छ।
उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
उहाँले तिनीहरूको मामलामा वकालत हुनेछ
र पृथ्वीलाई आराम दिनुहुनेछ।
तर बाबेलमा बस्ने मानिसहरूलाई उहाँले शान्ति दिनु हुनेछैन।”
- 35 परमप्रभु भन्नुहुन्छ,
“बाबेलका बासिन्दाहरू,
राजाका हाकिमहरू
र ज्ञानीहरूको निम्ति विरुद्ध तरवार छ।
- 36 हे तरवार! अगमवक्ताहरूलाई हिकोऊ
ताकि तिनीहरू मूर्ख बनून्,
बाबेलका सिपाहीहरूलाई मार

ताकि तिनीहरू भयभीत हुन्।

37 तरवार, बाबेलका घोडाहरू, रथहरूलाई मार।

अन्य देशका भाडाका सिपाहीहरूलाई मार
ताकि तिनीहरू स्त्रीहरू जस्तो डराउन।

तरवार, बाबेलको गाडघनहरूमाथि जाइलाग
ताकि तिनीहरू लुटिउन्।

38 तरवार! पानीको मुहानहरू काट

ताकि मुहानहरू सुकुन।

किनभने बाबेलमा धेरै मूर्तिहरू छन्
अनि तिनीहरू मूर्तिका निम्ति
पागल हुन्छन्।

39 बाबेल फेरि मानिसहरूले भरिने छैन।

जङ्गली कुकुरहरू, शत्रुमूर्तिहरू, र अन्य पशु-प्राणीहरू त्यहाँ बस्नेछन्,

तर त्यहाँ फेरि कोही मानिस रहने छैन।

40 परमेश्वरले सदोम र गमोरालाई पूर्ण रूपले ध्वंस पार्नु भयो

अनि त्यसका वरिपरिका शहरहरू पनि ध्वंस पारिदिनु भयो।

अनि ती शहरहरूमा अब कोही पनि बस्ने छैन।

त्यस्तै प्रकारले, कुनै मानिस बाबेलमा बस्ने छैन।

अनि कोही मानिस त्यहाँ बस्न जाने छैन। परमप्रभु परमेश्वरले यो कुरा भन्नु भयो।

41 “हेर! उत्तर दिशाबाट मानिसहरू आइरहेका छन्।

एक शक्तिशाली जाति

र धेरै राजाहरू पृथ्वी वरिपरिबाट आइरहेका छन्।

42 तिनीहरूका सेनाहरूसँग धनुहरू र भालाहरू छन्।

सिपाहीहरू निष्ठुर छन्।

तिनीहरूमा दया छैन।

सैनिकहरू घोडाहरूमा चढेर आउनेछन्

अनि तिनीहरूको अवाज समुद्रको गर्जन जस्तै छ।

तिनीहरू तिम्पो विस्डमा युद्ध गर्न तैयारभई पत्किमा बसेका छन्।

हे बाबेलकवी छोरी।

43 बाबेलका राजा ती सेनाहरूका गडगडाहट अवाज सुनेर डराए।

उनका हातहरू चलन छाडे।

उसलाई डरले घेयो,

अनि उसलाई प्रसव वेदनामा परेकी स्त्रीलाई झैं कष्ट भयो।”

44 परमप्रभु भन्नुहुन्छ,

“म एउटा त्यस्तो सिंह हुँ

जो कहिले कौही

यर्दन नदी छेउको

घना जंगलबाट बाहिर निस्कन्छ।

म हटात उसका मानिसहरूलाई खेदो गर्नेछु।

म त्यसमाथि कसैलाई पनि नियुक्त गर्नेछु।

म जस्तो को छ?

मलाई कसले बोलाउन सक्छ।

गोठालाको हो

जो मेरो अधि उभिन सक्छ?”

45 बाबेलको विस्ड

परमप्रभुको रचनुभएको योजना सुन।

“बगालको स-साना थुमाहरू

धिस्याएर लगिनेछ

र परमप्रभुले तिनीहरूको चरणभूमि

सम्पूर्ण ध्वंस पार्नु हुनेछ।

46 बाबेलको पतन हुनेछ,

अनि त्यो पतनको आवाजले पृथ्वी थर्काउनेछ।

हरेक जातिहरूका मानिसहरूले

बाबेलको विनाशको बारेमा सुन्ने छन्।”

- र 'लेब कामीका'* बासिन्दाहरू माथि बहाउनेछु।
 2 म बाबेलमा विदेशीहरू पठाउनेछु
 अनि तिनीहरूले नबेललाई हावामा तितर-बितर पार्नेछ
 र उसको जमीन ध्वंस पार्नेछ।
 तिनीहरू सर्वनाशको दिन प्रत्येक दिशाबाट आउनेछन्।
 3 बाबेलका सिपाहीहरूले धनु काँडहरू चलाउने छैनन्
 ती सिपाहीहरूले कवच सम्म लगाउने छैन।
 बाबेलका तन्हेदेहरूमाथि दया नराख।
 उसको सेनाहरूलाई पूर्ण रूपमा ध्वंस पार।
 4 बाबेलका सिपाहीहरू कल्दीका भूमिमा मारिनेछन्
 तिनीहरू बाबेलका गल्लीहरूमा नराप्नो घतले घाइते हुनेछन्।”
- 5 इस्राएलका एकमात्र पवित्रको अधि
 तिनीहरूको भूमि
 दोषले भरिएको भए पनि
 सेनाहरूका परमप्रभुले इस्राएल
 र यहूदालाई एकलै छोडनु हुन्न।
 तर तिनीहरूले उहाँलाई छोडिदिएका छन्।
- 6 बाबेलदेखि भाग।
 प्राण बचाऊ।
 बाबेलको पापको कारणले ध्वंस नहोऊ।
 यो समय परमप्रभुले बद्दला लिने समय हो।
 उसले गरेको कर्म अनुसार उहाँले बद्दला लिनुहुनेछ।
- 7 बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो।
 बाबेलले सारा पृथ्वीलाई मतायो।
 सारा जाति-जातिहरूले बाबेलको मद्दुपान गरे।
 यसकारण तिनीहरू पागल भए।
- 8 तर बाबेल एककासि पतन हुनेछ अनि टुक्रिनेछ।
 उसको लागि विलाप गर
 अनि उसको घाउमा मलहम लगाऊ।
 हुन सक्छ ऊ निको हुन्छे।
- 9 हामीले बाबेललाई निको पार्ने कोशिश गर्यौं,
 तर त्यो निको हुन सकेन
 यसकारण हामीले त्यसलाई छोडौं
 अनि हामी आफ्नै देशमा जाऊ।
 किनभने उहाँको न्याय स्वर्ग पुग्नेछ
 अनि बादलसम्म पुग्नेछ।
- 10 परमप्रभुले हामीलाई विजय हासिल गराउनु भयो।
 आऊ, हामी सियोन जाऊ
 र परमप्रभु हाम्रा परमेश्वरको कार्यहरूका विषयमा मानिसहरूलाई भनौं।
- 11 काँडहरू तीखो पार।
 ढालहरू लगाऊ।
 परमप्रभुले मादीहरूका राजाहरूलाई उस्काउनु भएको छ।
 किनभने उहाँले बाबेललाई ध्वंस गर्न चाहनु हुन्छ।
 बाबेलका सेनाले यस्शलेममा परमप्रभुको मन्दिर भत्काएका थिए।
 यसकारण परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभयो जुन तिनीहरूले पाउनु नै पर्ने थियो।
- 12 बाबेलको पर्खालहरूका विरुद्ध
 झण्डा माथि उठाऊ।
 अझ प्रहरीहरू ल्याऊ।
 तिनीहरूका ठीक ठीक ठाउँमा चौकीदार राख।
 धरापहरू थाप किनभने परमप्रभुले त्यही गर्नुहुन्छ
 जुन उहाँले योजना बनाउनु भएकोछ।
- 13 बाबेल, तिमी धेरै पानी भएको छेवमा छौ तिमी सम्पत्तिले सम्पन्न छौ।
 तर तिम्रो अन्त आएको छ।
 यो तिम्रो ध्वंस हुने बेला हो।
- 14 सेनाहरूका परमप्रभुले यो प्रतिज्ञा आफ्नो नाउँ लिएर गर्नुभयो:
 “बाबेल म तिमीलाई धेरै शत्रुहरूले परिपूर्ण पारिदिनेछु।

* 51:1: लेब कामी हिब्रू भाषामा “कल्दी” को अर्को नाउँ वा “बेबिलोनीहरूको” अर्को नाउँ।

तिनीहरू सलहहरू जतिकै हुनेछन्।

तिनीहरूले तिम्रो विरुद्ध युद्ध जित्रेछन् र तिनीहरू तिमीमाथि उभिएर विजय गान गाउने छन्।”

15 परमप्रभुले आफ्नो महान शक्ति प्रयोग गर्नुभयो अनि पृथ्वी सृष्टि गर्नु भयो।

उहाँले आफ्नो ज्ञानले पृथ्वीलाई स्थापित गर्नु भयो

र उहाँले आफ्नो सुझ बुद्धिले आकाशलाई फैलाउनु भयो।

16 जब उहाँ गर्जनुहुन्छ आकाश पनि गर्जन्छ

उहाँले पृथ्वीको अन्तबाट कुइरो निस्केर माथि आउने पार्नुहुन्छ।

उहाँले वर्षासँग बिजुली चम्काउनुहुन्छ।

उहाँले आफ्नो भण्डारबाट बतास निकाल्नुहुन्छ।

17 तर हरेक मानिसहरू मूर्ख र बुद्धिहीन छन्।

परमेश्वरले के गर्नुभयो सो जान्दैनन्,

हरेक मानिस जसले मूर्ति बनाउछ

उसलाई लज्जित पारिन्छ

किनभने उसको मूर्तिहरू मूल्यहीन हुन्।

तिनीहरूमा जीवन छैन।

18 तिनीहरू मूल्याहीन छन्,

छलको काम मात्र गर्छन्।

जब तिनीहरूलाई सजाय दिइन्छ

तिनीहरू सड्नेछन्।

19 याकूबका परमेश्वर यी मूर्तिहरू जस्ता मूल्यहीन हुनुहुन्छ।

मानिसहरूले परमेश्वर बनाएनन्।

परमेश्वरले आफ्ना मानिसहरू बनाउनुभयो।

उहाँले आफ्नो उत्तराधिकारी जाति सहित प्रत्येक चीज बनाउनु भयो।

उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।

20 परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं,

मेरो युद्धको हतियार।

मैले त्यस जाति जातिहरूलाई टुक्राउनु र ध्वंस पार्नुलाई चलाएँ।

21 मैले तिमीलाई घोडा र सवारीमा प्रहार गर्न चलाएँ।

मैले तिमीलाई रथ र सारथीहरू धूलो पार्न प्रहार गरे।

22 मैले तिमीलाई पुरुष र स्त्री माथि प्रहार गर्न चलाएँ।

मैले तिमीलाई, जवान र वृद्ध मानिसहरूमाथि प्रहार गर्न चलाएँ।

मैले तिमीलाई युवा-युवती माथि प्रहार गर्न चलाएँ।

23 मैले तिमीलाई गोठालो र भेडावथान माथि प्रहार गर्न चलाएँ।

मैले तिमीलाई किसानहरू र गाईहरूमाथि प्रहार गर्न चलाएँ।

मैले तिमीलाई राज्यपालहरू र मुख्य हाकिमहरूमाथि प्रहार गर्न चलाएँ।

24 तर म बाबेल र सबै कल्दीहरूलाई

तिनीहरूले सियोन विरुद्ध गरेका जम्मै अनिष्ट कार्यहरू फर्काइदिनेछु।”

परमप्रभु ती कुराहरू भन्नुहुन्छ।

25 परमप्रभु भन्नुहुन्छ,

“बाबेल! हे पर्वत ध्वंस छ जसले सारा भूमि नै ध्वंस पार्छ म तिम्रो विरोधमा छु।

म तिम्रो विरोधमा मेरो हात उठाउँछु।

म तिमीलाई भिरालो चट्टानबाट तल झार्ने दिनेछु

म तिमीलाई डढेको पर्वत बनाइदिनेछु।

26 आफ्नो मन्दिरको लागि कुनै ढुङ्गा

अथवा घडेरी बनाउनको लागि मानिसहरूले तिमीहरूबाट ढुङ्गाहरू लिनेछैनन्।

किनभने तिमी सधैका निम्ति काममा नआउने भूमि हुनेछौ।”

परमप्रभुले घोषणा गर्नु भयो।

27 “भूमिमा युद्धको झण्डा उठाऊ।

सबै जाति-जातिहरूमा युद्धको तुरही फुक।

जातिहरूलाई बाबेलको विरुद्ध लडाइँ गर्नलाई तैयार पार।

अरारत, मिन्नी र अशकनज राज्यहरूलाई

बाबेलको विरुद्ध लडाइँ गर्न डाक।

उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर।

संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ।

28 उसको विरुद्ध लडाइँ गर्न जाति-जातिहरू तयार पार।

मादीका राजाहरूलाई, राज्यपालहरू, सारा मुख्य हाकिमहरू

र तिनीहरू जसले बाबेल विरुद्ध शासन गरे

ती जम्मै देशहरूलाई तैयार पार।

29 जब बाबेललाई जन शून्य,
उजाड भूमि बनाउन परमप्रभुको काम
धर्ती थर-थराउनेछ

अनि बेदनामा परे झै माडिनेछ।

30 बाबेलका सिपाहीहरूले लडाईं गर्न बन्द गरे।
तिनीहरू आफ्नै दृढ किल्लाहरूमा पसे।

तिनीहरू थकित भए।

तिनीहरू झी जस्तै भए।

बाबेलका घरहरू जलिरहेका छन्।

अनि प्रवेशद्वारहरू भत्काइएका छन्।

31 एक सन्देशवाहकको पछि

अर्को सन्देशवाहक जान्छ

अनि सम्पूर्ण शहर कब्जामा पर्यो भन्ने खबर

बाबेलका राजाकहाँ पुर्याइन्छ।

32 चाँचरहरू घेरामा परे;

सिमसारहरू आगो लगाइए;

सिपाहीहरू भयग्रस्त भए।”

33 सेनाहरूका परमप्रभु, इस्राएलहरूका परमेश्वर यसो भन्नुहुन्छ

“बाबेल धान कुट्ने ढिकी जस्तै भएकी छ।

बालीको समय मानिसहरूले धान कुटेर असल र भुस छुट्याउँछन्।

अनि बाबेलमा धान कुट्ने समय चाँडै आइहेछ।”

34 सियोनका मानिसहरूले भन्नेछन्, “बाबेलका राजा नबूकदनेस्सरले हामीलाई खायो।

हामीलाई चोट पुर्यायो।

हाम्रा मानिसहरूलाई टाढा पुर्यायो।

उसले हामीलाई खाली भाँडाजस्तै बनायो।

हाम्रा असल-असल थोकहरू सबै लय्यो।

राक्षसलेझै उसले हामीलाई निल्यो।

हाम्रो राम्रो भोजनले उसले आफ्ने पेट भर्यो।

तब उसले हामीलाई बाहिर थुक्नयो।

35 बाबेलले हामीमाथि डरलाग्दो र निन्दनीय कामहरू गर्‍यो।

अब हामी बाबेलमाथि त्यही अनिष्टहरू भएको हेर्न चाहन्छौं।”

सियोनका मानिसहरू यो कुरा भन्छन्,

“हाम्रो रगत बाबेलका मानिसहरूमाथि परोस।

तिनीहरूले बिगतमा जे गरेका थिए तिनीहरूमाथि त्यस्तै दण्ड होस।”

यस-शलेमका वासिन्दाहरूले यो कुरा भन्छन्।

36 यसकारण परमप्रभु भन्नुहुन्छ:

“यह्दा! म तिमीहरूको मामला लिनेछु

र प्रतिशोध गर्नेछु।

म बाबेलको समुद्र सुकाइदिनेछु

अनि झरनाहरू सुकाइदिनेछु।

37 बाबेल मन्दिरहरूका धराशायीको थुप्रो मात्र भएको छ

अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ।

मानिसहरू दुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउँको हल्लाउने छन्।

यो कोही नबस्ने सुनसान ठाँउ बनिरहेछ।

38 “बाबेलका मानिसहरू गजनि जवान सिंह जस्तै छन्।

तिनीहरू डमरूहरूझै गजिन छन्।

39 जब तिनीहरू उतेजित हुन्छन्

म तिनीहरूलाई एक प्रीति भोज दिनेछु।

म तिनीहरूलाई मताउनेछु।

तिनीहरू हौंसे छन् खुशी मनाउनेछन्।

तिनीहरू कहिल्यै नउठ्नलाई निदाउनेछन्।”

तिनीहरू कहिल्यै उठ्ने छैनन्।

परमप्रभुले यी कुराहरू भन्नुभयो।

40 “बाबेल भेडा-भेडी र बाख्राहरू झै काटिनलाई पछिरेको हुनेछन्।

तिनीहरूलाई म कसाइखानमा डोर्याउनेछु।

- 41 “शीशक परास्त हुनेछ।
सारा पृथ्वीको गौरवको
र प्रशंसाको पात्र बाबेल कैद गरिनेछ।
अन्य जातिहरूका मानिसहरूले बाबेलमा हेर्नेछन्
अनि त्यस देशको सर्वनाश देखेर तिनीहरू भयग्रस्त हुनेछन्।
- 42 समुद्र उर्लेर बाबेलमाथि उठ्नेछ ढाकिनेछ।
यसको गर्जने छालहरूले उसलाई ढाकी दिन्छ।
- 43 बाबेलका शहरहरू ध्वंश पारिनेछन्।
बासिन्दाहरू बिना ती शहरहरू
सुख्खा मरुभूमि र उदास हुनेछन्,
बाबेल देशबाट मानिसहरू यात्रा गर्नेछैनन्।
- 44 म बाबेलको बाललाई दण्ड दिनेछु।
उसले जे-जे निलेको छ त्यसलाई उल्टी गराउँछु।
बाबेलमा जाति-जातिहरूका मानिसहरू अब उसो आउने छैनन्।
बाबेलको पर्खाल ढल्नेछ।
- 45 हे मेरो मानिसहरू हो।
बाबेलका शहरबाट बाहिर निस्क, आफ्नो प्राण बचाउन भाग।
परमप्रभुको भयानक रीसदेखि भाग।
- 46 “हे मेरा मानिसहरू हो, नडराऊ।
उडान्त कुराहरू फैलिनेछ तर नडराऊ।
यो वर्षमा एउटा उडान्त कुरा आउनेछ;
अनि अर्को वर्षमा अर्को आउनेछ,
यस भूमिमा हिसाको उडन्त खबरहरू
र शासकहरूको विरुद्ध शासकहरू लड्ने उडन्त कुरा हुनेछ।
- 47 निसन्देह समय आउने छ
जब म बाबेलका झटा देवताहरूलाई सजाय दिनेछु
अनि बाबेलका सारा देश लाजले पानी हुनेछ।
बाबेलका गल्लीहरूमा
धेरै लाशहरू लडिरहेका हुनेछन्।
- 48 तब स्वर्ग र पृथ्वी
अनि त्यहाँ भएका सबै बाबेलका बारेमा आनन्दले काराउने छन्
किनभने ध्वंसकहरू बाबेलसित लड्नु
उत्तर दिशाबाट आउनेछन्।”
परमप्रभुले यो कुरा भन्नुभयो।
- 49 “बाबेलले इस्राएलबाट आएका मानिसहरू मारे।
बाबेलले पृथ्वीमा भएका प्रत्येक ठाउँबाट आएका मानिसहरू मारे।
यसकारण बाबेलको पतन हुने पर्छ।
- 50 तिमीहरूलाई तरवारहरूबाट बचाइएकोछ।
एकदम चाँडो बाबेल छोड
नपर्छ।
तिमीहरू धेरै टाढा ठाउँमा छौ
परमप्रभु र यशश्लेमलाई सम्झ।
- 51 “हामी यहूदाका मानिसहरू लज्जित गराइएका छौ।
हामी अपमानित भएकाछौं
र तिरस्कारले हाम्रा अनुहारहरू ढाकिन्छ
किनभने विदेशीहरू परमप्रभुको मन्दिरको पवित्र ठाउँहरूमा पसे।”
- 52 परमप्रभु भन्नुहुन्छ, “समय आइरहेछ,
जब म बाबेलका मूर्तिहरूलाई न्याय-दण्ड दिनेछु।
त्यो देशका चारैतिर
चोटहरूमा स्नेछन्।
- 53 स्वर्गसम्म बाबेल बढ्न सक्छ।
उसले उसका किल्लाहरू
बलियो बनाइदिनेछ।
तर उसको विरुद्ध ध्वंसक पठाउनेछु।”
परमप्रभुले यो कुरा भन्नुभयो।
- 54 “हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौं।

बाबेलको देशमा मानिसहरूले ध्वंश पारिरहेको आवाज हामी सुन्छौ।

55 परमप्रभुले बाबेललाई ध्वंस गरिदिनु हुन्छ
उहाँले त्यो शहरको कोलाहललाई बन्द गरिदिनु हुनेछ,
शत्रुहरू समुद्रका छालहरू जस्तै गर्जेर आउनेछन्।
पृथ्वीभरि मानिसहरूले त्यो गर्जन सुनेछन्।

56 सेना आउने छ अनि बाबेल ध्वंस पार्नेछ।
बाबेलका सिपाहीहरू तितर-बितर हुनेछन्
तिनीहरूका धनुहरू भाँचिने छन्।
किनभने परमप्रभु परमेश्वर हुनुहुन्छ
जसले परिशोधन माँग गर्नुहुन्छ।
उहाँले निश्चय तिनीहरूलाई चुक्त पारिदिनु हुनेछ।

57 म बाबेलका ज्ञानी मानिसहरू
र मुख्य हाकिमहरूलाई मताईदिनेछु
म राज्यपालहरू, हाकिमहरू
र सिपाहीहरूलाई पनि दाखरसमा डुबाइ दिनेछु।
तब तिनीहरू सबै सदा-सर्वदाका निम्ति सुत्नेछन्
तिनीहरू कहिल्यै बिउँझने छैनन्।”
महाराजाले यी कुराहरू भन्नुभयो।
उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।

58 सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
“बाबेलको बाक्लो,
बलियो पर्खाल झारिनेछ।
उसको अग्लो प्रवेशद्वारहरू जलाइनेछ।
बाबेलका मानिसहरू व्यर्थमा
कठोर परिश्रम गर्दछन्।
जाति-जातिहरूको परिश्रम
खाली आगोको लागि हुनेछ।”

यर्मियाले बाबेल तर्फ एक सन्देश पठाउँछन्
59 यो सन्देश अगमवक्ता यर्मियाले नेरियाहको छोरो मासेयाहको नाति सरयाहलाई दिए। सरयाह यहूदाका राजा सिदकियाहसँग बाबेल तर्फ गए।
यस बेला सिदकियाहको शासनकालको चौथो वर्ष थियो। अहिले सरयाह राजभवनका मुख्य प्रभारी थिए।
60 यर्मियाले त्यो पुस्तकमा ती सम्पूर्ण भयानक कुराहरू जुन बाबेलमा घट्टनेवाला थिए सबै लेखिदिएका थिए।
61 यर्मियाले सरयाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु।
62 तब भन, ‘हे परमप्रभु! तपाईंले यो बाबेल ध्वंस गरिदिन्छु भन्नु भएको छ अनि यहाँ मानिसहरू र पशुहरू कोही पनि यसमा बसो-बासो गर्ने छैनन्।’
63 यो पढिसके पछि, यसलाई ढुङ्गामा बाँधेर यफ्रेटिस नदीमा फ्याँकिदेऊ।
64 त्यसपछि भन, ‘यसको विरोधमा म जुन सर्वनाश ल्याउनेछु जसले गर्दा बाबेल त्यसरी भासिनेछ त्यो कदापि माथि उठ्न सक्नेछैन।’ ”
यर्मियाका सन्देश यहाँ समाप्त हुन्छ।

52

यस्शलेमको पतन

1 सिदकियाह यहूदाका राजा हुँदा उनी 12 वर्ष मात्रका थिए। सिदकियाहले यस्शलेममा एघार वर्ष राज्य गरे। उनकी आमाको नाउँ हमूतल हो
तिनी यर्मियाकी छोरी थिइन्। हमतूलका परिवार लिब्ना शहरका थिए।
2 यहोयाकीमले गरे जस्तै सिदकियाहले परमप्रभुको दृष्टिमा नै अनिष्ट कार्य गरे।
3 डरलाग्दा घटनाहरू यस्शलेम र यहूदामा भयो किनभने परमप्रभु तिनीहरूसित रिसाउनु भएको थियो। अन्तमा, परमप्रभुले आफ्नो दृष्टिबाट
यस्शलेम र यहूदाका मानिसहरूलाई फ्याँकिदिनु भयो।
सिदकियाहले बाबेलको राजा विरूद्द विद्रोह गरे।
4 यसर्थ सिदकियाहको शासनकालको नवौं वर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यस्शलेम
विरूद्द अघि बढे। बाबेलका सेनाले यस्शलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए।
5 शहर घेराव सिदकियाहको राज्यकालको एघारौं वर्षसम्म रह्यो।
6 चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन।
7 शहरको पर्खालमा प्वाल बनाएको थियो। यस्शलेमका सेना भागे। तिनीहरूले शहर राता-रात त्यागे। राजाको बाँैचाको ढुङ्ग पर्खालहरूको माझको
प्रवेशद्वारबाट तिनीहरू गए। अहिले बाबेलीहरूले शहरलाई घेरेका थिए। तिनीहरू आराबातिर भागे।
8 तर राजा सिदकियाहलाई बाबेलका सेनाले खेदे। तिनीहरूले यर्हीको मैदानमा तिनलाई समाते। सिदकियाहका सबै सिपाहीहरू भागे।
9 बाबेलका सेनाले राजा सिदकियाहलाई पक्रे अनि तिनीहरूले उसलाई हमातको देश रिब्लामा बाबेलका राजाकहाँ ल्याए। रिब्लामा बाबेलका
राजाले राजा सिदकियाहमाथि आफ्नो निर्णय सुनाए।
10 रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको
हेर्न बाध्य पारियो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए।

11 त्यसपछि बाबेलका राजाले सिदकियाहलाई अन्धा बनाए। उसले सिदकियाहलाई साङ्गलाले बाँधे अनि तिनलाई बाबेलमा लगेर तिनको मृत्यु सम्म कैदमा राखे।

12 राजा नबूकदनेस्सरको राज्यकालको उन्नाईसौँ वर्षको पाँचौँ महीनाको दशौँ दिनमा बाबेलका राजाका विशेष रक्षकहरूको कप्तान नबूजरदान यस्शलेममा आए।

13 नबूजरदानले परमप्रभुको मन्दिरमा आगे लगाइदियो। उनले राजाको महल, सबै साधरण र महत्वपूर्ण घरहरूमा आगे लगाइदियो।

14 बाबेलका सम्पूर्ण सेना जो तिनीहरूका कप्तानसित थिए, तिनीहरूले यस्शलेमको वरिपरिको पर्खालहरू तोडिदिए।

15 कप्तान नबूजरदानले केही गरीब मानिसहरू अनि शहरमा बाँकी रहेका मानिसहरूलाई कैद गरे अनि बाबेलका राजासित समर्पण भइसकेकाहरूलाई बाबेल लगे। उनले कुशल कारीगरहरूलाई पनि कैद गरेर लगे।

16 तर नबूजरदानले कतिपय गरीब मानिसहरूलाई खेती र दाखबारीमा काम गर्नलाई छोडी दिए।

17 बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घेडेरीहरू, काँसाको टाँकी तोडे अनि काँसा बाबेलमा लगे।

18 बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काटनेहरू, धुपौराहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे।

19 राजाका कप्तानका विशेष प्रहरीहरूले साना-साना धूपदानीहरू, अभिषेक गर्ने बोलहरू, भाँडाहरू सामदानहरू, चमचाहरू जुन सुन र चाँदीबाट बनाइएका थिए अनि अर्ध बलिहरूको लागि प्रयोग गरिन्थ्यो सबै लगे।

20 ती दूध खम्बाहरू, एउटा ठूलो काँसाको खड्कुँलो, बाह्रवटा काँसाको गोस्हरू अनि साँने नसक्ने आधारहरू जो राजा सुलेमानले परमप्रभुको मन्दिरको लागि बनाएका थिए। ती सबै काँसाले बनाएका चीजहरू तौल गरी नसक्नुको थियो।

21 प्रत्येक काँसाका स्तम्भहरू 18 हात उँचाई, 12 हात गोलाई र 4 अंगुल मोटाई अनि बीचमा खोक्रो भएको थियो।

22 प्रत्येक स्तम्भको शिरहरू काँसाले बनिएका अनि 5 हात अग्ला थिए। यो काँसाले सजिएको जाल्ती र काँसाले दारिमदाना बुट्टाहरूले वरिपरि सजिएको थियो। अन्य स्तम्भ पनि दारिमदाना जस्तै बुट्टाले सजिएका थिए।

23 त्यसका छेव-छेवमा 96 वटा दारिमहरू थिए। त्यहाँ जालीको घेरा वरिपरि जम्मा 100 वटा दारिमहरू थिए।

24 राजाको खास रक्षकहरूको अधिकारीले सरयाह र सपन्याहलाई कैदी बनाएर लगे। सरयाह मुख्य पूजाहारी र सपन्याह दोस्रो पूजाहारी थिए। त्यस बाहेक तीनजना ढोकेहरूलाई पनि कैदीहरू बनाएर लगे।

25 तिनले यस्शलेममा भेटिएका राजाका सेनाहरूका अफिसर अनि राजाका सातजना सल्लाहकारहरूलाई पनि लगे। तिनले अधिकारीहरूका सचिव जसले मानिसहरूको नाउँ सेनामा लेखाँउथे तिनलाई, त्यस ठाउँमा भेटिएका मानिसहरू र शहरमा भेटिएका साठी जना पुरूषहरूलाई पनि लगे।

26-27 विशेष रक्षकका कप्तान नबूजरदानले तिनीहरूलाई बाबेलका राजा जो रिब्लामा थिए तिनकहाँ पुर्याए। रिब्ला हमात देशमा छन। राजाले तिनीहरू सबैलाई मार्ने आदेश दिए। यसर्थ तिनले तिनीहरूलाई मारे।

यसरी यहूदाका मानिसहरूलाई कैदी जस्तै आफ्नो देशबाट बाहिर लगियो।

28 नबूकदनेस्सरले यसरी मानिसहरूलाई कैद बनाएर लगे अनि तिनीहरूको संख्या यही हो:

नबूकदनेस्सर राजा भएको सातौँ वर्षमा, 3,023 मानिसहरू यहूदाबाट लगियो।

29 नबूकदनेस्सरको राज्यकालको अठारौँ वर्षमा 832 यहूदीहरूलाई यस्शलेमको बाहिर लगियो।

30 नबूकदनेस्सरको राज्यकालको तेईसौँ वर्षमा प्रहारीहरूका कप्तान नबूजरदानले 745 यहूदीहरूलाई निर्वासनमा लगयो।

जम्मा 4,600 यहूदीहरूलाई कैदी बनाएर लगियो।

यहोयाकीनलाई मुक्त गराए

31 यहूदाका राजा यहोयाकीनले बाबेलमा सैतीस वर्ष कैदी जीवन बिताए। यहोयाकीनको कैदीकालको सैतीस वर्षमा बाबेलका राजा एवील-मरोदकले अति दया साथ यहोयाकीनलाई कैदबाट मुक्त गराए। यो त्यही वर्ष थियो जब एवील-मरोदकका राजा भएका थिए।

32 एवील-मरोदकले यहोयाकीनसँग प्रेमपर्वक बात गरे। अनि उनले यहोयाकीनलाई बाबेलमा उनीसँग रहेका अन्य राजाहरूलाई भन्दा उच्च स्थानको सम्मान दिए।

33 यसकारण यहोयाकीनले आफ्ना कैदी पोषाक खोलेर उतारे। त्यसपछि उसले भोजन पनि राजकै टैबलमा खाए।

34 प्रत्येक दिन बाबेलका राजाले यहोयाकीनलाई भत्ता दिन थाले। यो यहोयाकीनको मृत्यु पर्यन्त लगातार चलिरह्यो।

यर्मियाको विलाप

- सियोनको उजाड र दुःख
- 1 हाया! यरूशलेम मानिसहरूको भीडले भरिएको शहर थियो।
तर अहिले यो शहर नितान्त शून्य भएको छ।
यरूशलेम एक समयमा संसारको प्रख्यात शहरहरूमध्ये एक थियो,
तर अहिले यो एउटी शोकाकुल विधवा जस्तो भएको छ।
यो शहर एक समयमा संसारका शहरहरूको बीचमा एउटी राजकुमारी जस्ती थिई।
तर अहिले यो नोकर जस्तो भएको छ।
- 2 त्यो रातभरी साँढे दुःख मानी रुन्छे।
उसको गालामा आँसुको धारा बगिरहन्छ।
उसलाई सान्त्वना दिने अहिले कोही पनि छैन
यद्यपी एक समयमा विभिन्न जातिका मानिसहरू
यसका साथीहरू हुने गर्थे।
उसका सारा मित्रहरूले उसपट्टि पिठरू फर्काए।
तिनीहरू अहिले उसको शत्रुहरू भएका छन्।
- 3 यहूदा अति नै पीडीत भए
अनि यहूदलाई कैद बनाइयो।
यहूदा अन्य जातिहरू माझमा बस्थे।
तर उनले कतै शान्ति पाएनन्।
मानिसहरू जसले उनलाई खेदे
अनि समाते तिनीहरूले उसलाई साँघुरो खाडलमा समाते।
- 4 सियोन जाने बाटो एकदम उदास छ।
तिनीहरू दुःखी छन् किनभने विदाको समयमा त्यहाँ कोही पनि आँउदैनन्।
सियोनका सारा प्रवेशद्वारहरू भत्काईए।
सियोनका सारा पूजाहारीहरू सुस्केरा मार्छन्
सियोनका तरुनी केटीहरूलाई उठाएर लगीयो।
अनि यी सबै कुराहरूले सियोनप्रति आघात पछ।
- 5 यरूशलेमका शत्रुहरू विजय भएका छन्।
उनीहरू सफल भएका छन्।
यरूशलेमले थुप्रै पापहरू गरेकाले
परमप्रभुले दण्ड दिनुभएको छ।
उसका नानीहरू
शत्रुहरूद्वारा पत्रेर टाढा लिएए।
- 6 छोरी, सियोनको सुन्दरता
लोप भएको छ।
यसका राजकुमारीहरू
चर्ने मैदान नपाएको मृगहरू जस्तै थिए।
दुर्बल भएर तिनीहरू
खेदेहरूका अधि-अधि भागे।
- 7 यरूशलेमले आफ्नो
घर गुमाएको
अनि चोट पाएको,
अतीतमा उसित राम्रा-राम्रा चीचहरहरू
भएको सम्झन्छे।
उसका मानिसहरूलाई
शत्रुहरूले बन्दी बनाएको
र आफूलाई मर्दत गर्ने कोही नभएको
अवस्था सम्झन्छे।
जब उसलाई आफ्नो शत्रुहरूले देखे
तिनीहरू हौंसे
किनभने ऊ ध्वंश भएकी थिई।
- 8 यरूशलेमले धेरै पापहरू गरेकी थिई।
अनि त्यसैले गर्दा ऊ ध्वंश भएकी छे।
यो देखेर मानिसहरूले मुन्टो फर्काउँछन्।
विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे।
तर अहिले उनीहरू उसलाई घृणा गर्छन्।
उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन्।

- यस्शलेम रोइहेकी छे र मुख फर्काउँछे।
 9 यस्शलेमको वस्त्रहरू कलंकित भएकाछन्।
 भविष्यमा हुन सक्ने कुरोलाई उसले सोचिन्।
 उसको दुर्दिनलाई यसको पतन भयङ्कर भयो।
 उसलाई सान्त्वना दिने कोही मानिस त्यहाँ भएनन्।
 ऊ भन्छे, “परमप्रभु, हेर्नुहोस् म कति दुःखित छु।
 हेर्नुहोस् मेरा शत्रुहरू कसरी आफूलाई महान सोचि रहेकाछन्।”
- 10 शत्रुहरूले आफ्ना हात फैलाएका छन्।
 तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्।
 हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी तपाईंले भन्नुभएको थियो कि
 ती मानिसहरू हामीहरूसंग मिसिनु हुँदैन।
- 11 यस्शलेमका सारा मानिसहरू विलाप गरिरहेकाछन्।
 उसका सबै मानिसहरू भोजन खोज्दैछन्।
 तिनीहरूले आफ्नो सारा सुन्दर चीजहरू खाने कुराहरूसित साट्टैछन्।
 तिनीहरूले यसो गर्दैछन् ताकि तिनीहरू बाँच्न सकुन्।
 यस्शलेम भन्छे, “हेर्नुहोस्, परमप्रभु मलाई हेर्नुहोस्। म तृच्छ ठानिन्छु।
- 12 यताबाट भएर जाने सबै मानिसहरू,
 तिमीहरू पर्वाह गर्दैनौ।
 तर म प्रति हेर्नुहोस्
 के मेरो जस्तो पीडा कसैको छ?
 जुन मलाई आई पर्यो?
 के त्यहाँ मेरो जस्तै पीडा
 परमप्रभुले अरु कसैलाई दिनु भएको छ र?
 उहाँले मलाई क्रोधको समयमा दण्ड दिनु भएको हो।
- 13 परमप्रभुले माथिबाट आगो पठाउनु भयो।
 त्यो आगो मेरो हड्डीहरू भित्र पर्यो।
 उहाँले मेरो खुट्टातिर जाल फिजाउनु भयो।
 उहाँले मलाई फर्काउनु भयो
 र मलाई बाँझो भूमि तुल्य बनाउनु भयो।
 म दिनभरि शिथिल भएँ।
- 14 “मेरा पापहरू जुवाजस्तै बाँधिएका छन्।
 ती पापहरू परमप्रभुके हातद्वारा बाँधिएका छन्।
 परमप्रभुको जुवा मेरो गर्दनमाथि छ।
 परमप्रभुले मलाई कमजोर बनाउनु भएको छ।
 जुन मानिसहरूको विरुद्ध म उठ्न सक्तिनँ
 परमप्रभुले मलाई नै ती मानिसहरूकहाँ सुम्पिनुभएको छ।
- 15 “शहरमा भएका मेरा बलिया सिपाहीहरूलाई
 परमप्रभुले रङ्ग गर्नु भएको थियो।
 अनि परमप्रभुले मेरो विरोधमा मानिसहरूको एक समूह पठाउनु भयो।
 उहाँले ती मानिसहरू
 मेरा जवान सिपाहीहरूलाई मार्न पठाउनुभयो।
 कोलमा परमप्रभुले यहदाकी छोरीलाई दाख पेले झैं पेलनुभयो।
- 16 “म यी सारा घटनाहरूको शोक मनाइ रहेको छु।
 मेरो आखाँहरूबाट आँसुको धारा बग्छन्।
 तर त्यहाँ मलाई सान्त्वना दिन मेरो नजीक कोही छैन।
 मलाई सान्त्वना दिन सक्ने त्यहाँ कोहि छैन।
 मेरा नानीहरू बाँझो भूमि जस्तै छन्।
 तिनीहरू यस्ता भए किनभने तिनीहरूका शत्रुले तिनीहरूलाई जिते।”
- 17 सियोनले आफ्ना हातहरू फैलाई
 तर त्यहाँ उसलाई सान्त्वना दिन कोही पनि आएनन्।
 परमप्रभुले याकुबका शत्रुहरूलाई
 आदेश दिनुभएको थियो।
 परमप्रभुले शहर वरिपरि तिनीहरूलाई घेर्ने आदेश दिनु भएको थियो।
 यस्शलेम उसका ती शत्रुहरू माझ केही मात्रामा कलंकित भई।
- 18 अब यस्शलेमले भन्छे, “मैले परमप्रभुको आदेश उल्लंघन गरेँ।
 यसर्थ परमप्रभुलाई ती कुराहरू गर्ने अधिकार छ।
 यसकारण तिमीहरू सबैले सुने।

हेर मेरा पीडाहरू।
मेरा सबै तस्णी
र तन्देरिहरूलाई कैदी बनाइयो।
19 मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ।
तर तिनीहरूले मलाई धोका दिए।
मेरा पूजाहारीहरू
र मेरा ज्ञानी मानिसहरू यही शहरमा मेरे।
तिनीहरू खानाको खोजीमा थिए।
तिनीहरूले आफूलाई जिउंदो राख्न चाहन्थे।

20 “हे परमप्रभु मलाई हेर्नुहोस्! म दुःखमा परेकोछु!
मेरो प्राण अस्वस्थ छ।
मेरो हृदय अस्वस्थ छ
किनभने म विद्रोही भएको छु।
मेरा नानीहरू सडकमा
तरवारले काटिएर मारिए।
घर भित्र मृत्युशोक व्याप्त छ।

21 “मेरो कुरा सुन, किनभने म पीडाले रूँदै छु।
मलाई सान्त्वना दिने कोही पनि छैन।
सबै शत्रुहरूले मेरो दुर्बलताहरूको बारेमा थाहा पाइसकेकाछन। तिनीहरू सुखी छन्।
किनभने तपाईंले मलाई यस्तो गर्नु भयो।
तिनीहरू सुखी छन् तपाईंले भन्नुभयो कि मेरा शत्रुहरूलाई तपाईंले दण्ड दिनुहुनेछ।
अब तपाईंले जे भन्नुभएको थियो त्यो गर्नुहोस्।
अब त्यही गर्नुहोस्।
मेरा शत्रुहरू पनि अहिले मेरो जुन अवस्था छ त्यही अवस्थामा होउन्।

22 “मेरा शत्रुहरू कति दुष्ट छन्, हेर्नुहोस्,
तपाईंले उनीहरूसित त्यस्तो व्यवहार गर्न सक्नु हुनेछ, मैले जस्तो पाप गरेको थिए।
मसित त्यस्तो व्यवहार गर्नु भएको थियो, यस्तो गर्नु होस्।
किनभने मेरो हृदय निर्बल छ, म व्यावस्थामा कराइरहेकीछु,
व्यावस्था बारम्बार कराइरहेकीछु।”

2

परमप्रभुद्वारा यस्शालेमको विनाश
1 हाय! कसरी परमप्रभुले सीयोनकी छोरीलाई बादलले ढाक्नु भएको छ,
उहाँले कसरी इस्त्राएलको गौरवलाई, आकाशदेखि भैँँमा खसाल्नु भएकोछ!
परमप्रभुले, जब आफ्नो रिस देखाउनु भयो उहाँले इस्त्राएलमा राखिएको पाउदानलाई* पर्वाह गर्नु भएन।
2 परमप्रभुले याकुबको घर भत्काउनु भयो।
उहाँले बडो निदर्यतापूर्वक यसो गर्नु भयो।
रिस उठेको बेला उहाँले
यहदाकी छोरीको किल्ला पनि
ध्वंश पार्नु भयो।
परमप्रभुले यहदाको राज्य र यसका शासकलाई
धूलोमा मिलाउनु भयो।
3 परमप्रभु रिसाउनु भयो यसर्थ उहाँले इस्त्राएलको सम्पूर्ण शक्ति ध्वंश पार्नुभयो।
उहाँले इस्त्राएलको सैनिक सामर्थलाई लानु भयो।
वहाँले त्यसो गर्नु भयो।
जतिबेला शत्रुहरू प्रवेश गरेका थिए।
उहाँले याकुबलाई आगोको ज्वाला झैं जलाई दिनुभयो।
उनी चारै तिर बल्ने आगो जस्तै भए।
4 परमप्रभुले आफ्ना शत्रुहरूले झैं
आफ्नो धनुमा तौँदो चढाउनुभयो।
उहाँले दाहिने हातले कौँड तयार पार्नुभयो।
उहाँले यहदाका सबै राम्रा मानिसहरूलाई मार्नु भयो।
परमप्रभुले उनको आफ्नो शत्रुलाई झैं हत्या गर्नुभयो।
परमप्रभुले आफ्नो रिस सियोनको पालमाथि खनाउनु भयो।

* 2:1: पाउदान “परमेश्वरको खुटा राख्ने स्थान (कुर्सि)।” यसको अर्थ त्यो ठाउँ जहाँ परमेश्वर उहाँका मानिसहरूसँग बस्नुहुन्छ। अथवा “यस्शालेमको मन्दिर” वा यो मन्दिरमा राखिएको करारको सन्दर्भ हो जहाँ परमेश्वर कस्ब स्वर्गदूतामाथि राजा झैं विराजमान हुनुहुन्थ्यो।

5 परमप्रभु शत्रु जस्तै हनु भएकोछ।

उहाँले इस्त्राएलका सबै राजमहलहरू

र सबै किल्लाहरू

निलनु भएकोछ।

उहाँले यहूदाको छोरीलाई,

यस्तो दुःखी र मृत्युमा रूने बनाउनु भयो।

6 परमप्रभुले आफ्नो पाल यसरी उखाल्नु भयो,

मानौ त्यो एउटा बगैँचा हो।

जुन ठाँउमा मानिसहरू भेला भएर उहाँको पूजा गर्थे,

उहाँले त्यस ठाउँलाई ध्वंश पार्नु भएको छ।

उनीहरू कुनै विशेष पवित्र दिन सियोनमा विशेष सम्मेलन गर्थे।

परमप्रभुले मानिसहरूलाई भुल्न लगाउनु भयो।

परमप्रभुले राजा र पूजाहारीलाई त्याग्नु भयो।

किनभने उहाँ रिसाउनु भएको थियो र त्याग्नु भएको हो।

7 परमप्रभुले आफ्नो वेदी त्याग गर्नु भयो,

उहाँले आफ्नो उपासनाको पवित्र स्थान पनि त्याग्नु भयो।

उहाँले शत्रुलाई यरूशलेम राजप्रसादहरूका

पर्खाल पनि ढाल्न लगाउनु भयो।

परमप्रभुको भवनमा शत्रुहरू आनन्दले चित्कार गर्न लागे।

उनीहरूको चित्कारले छुट्टीको जस्तो परिवेश बनिएको थियो।

8 परमप्रभुले सियोनकी छोरीको पर्खाललाई

ध्वंश गर्ने योजना गर्नुभयो।

त्यसकारण उहाँले ती पर्खालहरू

ध्वंश गर्नु पर्ने ठाउँमा

चिन्ह लगाउन गजले नाप्नु भयो।

त्यस पछि तिनीहरू सबै भत्के।

9 यरूशलेमका सबै फाटकहरू भूँइँमा भासिए।

यहाँले फाटकका सबै ङण्डाहरू टुक्र्याई धूलो पार्नुभयो।

उहाँका राजा र राजकुमारहरू अरू कुनै राष्ट्रमा छन्।

उनीहरूलाई अब शिक्षा दिइने छैन।

र यरूशलेमका अगमवक्ताहरूले पनि परमप्रभुबाट कुनै दर्शन पाएनन्।

10 सियोनका सबै बूढा-प्रधानहरू भूँइँमा बसिरहेका छन्।

उनीहरू भूँइँमा चुपचाप बसिरहेका छन्।

उनीहरूले आफ्नो टाउकोमा धूलो हाले

अनि बोराको लुगा लगाएका छन्।

यरूशलेमका तरुणीहरू

दुःखले टाउको भूँइँमा झुकाएका छन्।

11 मेरो आँखा रोएर राता भएका छन् र फुलेका छन्।

मेरो हृदय दुःखीरहेकोछ।

मेरो हृदय भूँइँमा खनिएर छैन अनुभव गर्छु।

मेरा मानिसहरू नष्ट भएकाले मलाई यस्तो अनुभव भएको हो।

नानीहरू र दूधे शिशुहरू मूर्छा पर्दैछन्।

उनीहरू शहरका गल्लीहरूमा मूर्छा पर्दैछन्।

12 जब आफ्ना आमाहरूका काखमा नानीहरूको प्राण शिथिल हुँदै जान्छ

तिनीहरू आफ्ना आमालाई सोध्छन्,

“रोटी र दुध कहाँ छन्?”

13 सियोनको छोरी तिमीहरूलाई म कोसित तुलना गर्दूँ?

हे सियोनकी कन्या-छोरी तिमीलाई म कोसित तुलना गर्दूँ?

म तिमीहरूलाई कसरी सुख शान्ति दिनसक्छु।

तिमीहरूको विनाश समुद्र झैं विशाल छ।

तिमीहरूलाई कसले जाती पार्न सक्छ?

14 तेरा अगमवक्ताहरूले तेरोलागि केहि देखेका थिए।

तर उनीहरूको दर्शनहरू झटो थियो।

सुधारका निम्ति तिनीहरूले

तेरो दोष देखाएनन्।

तिनीहरूले तेरो विषयमा प्रचार गरे

तर तिनीहरूले तैलाई शुद्ध मूर्ख बनाए।

15 त्यो बाटो हिंड्ने कुनै पनि मानिसले,
अचम्मले थपडी मार्छन्।
तिनीहरूले यस्शलेमका छोरीलाई सिट्टी बजाउँछन्
र टाउको हल्लाउँछन्।
उनीहरूले सोध्छन्, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’
र ‘सारा पृथ्वीको आनन्द भन्ने गर्थे,
यही शहर हो?’ ”

16 तेरा सबै शत्रुहरू तैलाई खिसि गर्छन्।
तिनीहरू सिट्टी बजाउँछन् र दाहा किट्टै भन्छन्, “हामी पूर्णरूपले ध्वंश भएका छौं।
सौँचे, आज त्यही दिन हो जुन दिनको आशा हामीले गरेका थियौं।
अन्तमा हामीले आज त्यही देखिरहेका छौं
जो हामीले सोचेका थियौं।”

17 परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले परिकल्पना गर्नुभएको थियो।
उहाँले त्यही काम गर्नुभयो जो उहाँले हामीहरूलाई गर्नु भन्नु भएको थियो।
वहाँले त्यहि गर्नु भयो जो धेरै समय वहाँले गर्नु चाहानुहुन्थ्यो।
उहाँले कुनै दया नदेखाइकन ध्वंश गर्नु भयो।
तिम्रो यो अवस्था देखेर तिम्रो शत्रुहरू अत्यन्तै खुशी भए।
उहाँले तिम्रो शत्रुहरूलाई अत्यन्तै बलियो बनाउनुभयो।

18 परमप्रभुको सामुने अन्तर हृदयबाट क्रन्दन गर।
हे सियोनकी छोरी तेरो पर्खालहरू
आँसुको खोला जस्तै बग्न दे।
रात-दिन तेरो आँसु बग्न दे।
तेरो आँखालाई नरोक शान्त हुन नदे!

19 उठ! राती रोऊ! रातको प्रत्येक पहरको शुरूमा रोऊ।
हृदयलाई परमप्रभुको समीप पोखाऊ।
परमप्रभुसँग प्रार्थनाको लागि हात उचाल।
आफ्ना नानीहरूको जीवनका निम्ति प्रार्थना गर।
भोकले बेहोस भएका नानीहरूलाई जीवनदान दिने प्रार्थना गर। उनीहरू शहरका बाटो-घाटोमा खाना बिना नै बेहोस हुँदैछन्।

20 हे परमप्रभु! मलाई हेर्नु होस, हेर्नुहोस,
म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदछ?
म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु, “के आफूले जन्माएको शिशुलाई नै झल्ले खानु?
के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खानु? के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्ने पर्छ?”

21 गल्लिहस्ता जवानहरू
र बृद्ध मानिसको लाशहरू लडिरहेकाछन्।
तरुणी अनि तन्देरीहरू तरवारले बराबरी काटिए।
परमप्रभु जब तपाईं रिसाउनु भयो
तब तिनीहरूलाई मार्नु भयो।
कुनै दया नदेखाइकन तपाईंले तिनीहरूको नष्ट गर्नु भयो।

22 तपाईंले चारैतिरबाट मकहाँ
आतङ्कलाई निम्ताउनु भयो।
तपाईंले आतङ्कलाई कुनै पर्वका दिन जस्तै
गरेर निम्ताउनु भयो।
कुनै व्यक्ति पनि परमप्रभुको क्रोधबाट
बौचन सकेन जसलाई
हुर्काइ बढाई गरेकी थिएँ
मेरा शत्रुहरूले तिनीहरूलाई मारे।

3

वेदनाको अर्थ

1 म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ।
परमप्रभुले हामीलाई एउटा लाठीले कुट्नु भयो।

- अनि जे भयो मैले त्यो देखें।
 2 परमप्रभुले मलाई डोर्याउनु भयो
 र ज्योति नभएको कालो अँध्यारोमा ल्याउनु भयो।
 3 परमप्रभुको हात मेरो विरुद्ध उठ्यो,
 उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो।
 4 उहाँले मेरो मासु र छाला तान्नु भयो।
 उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो।
 5 परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो।
 उहाँले मेरो वरीपरी समस्या र तित्कता ल्याउनु भयो।
 6 धेरै समय देखि मृत रहेको मानिस झैं
 उहाँले मलाई अँध्यारोमा बस्र बाध्या पार्नुभयो।
 7 परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कन सकिनेँ।
 उहाँले मलाई गहुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो।
 8 मैले विलाप गर्दै गुहार माग्ने
 तर परमप्रभुले मेरो प्रार्थना सन्नु नै भएन।
 9 उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो।
 उहाँले मेरो मार्ग ध्वंश गर्नु भयो।
 10 परमप्रभुले एउटा भालु सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो।
 उहाँ एक लुकि बसे सिंह जस्तै हुनुहुन्थ्यो।
 11 परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो।
 उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो, उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो।
 12 उहाँले आफ्नो धनु तयार पार्नु भयो।
 उहाँले आफ्नो काँडले मलाई तीतो बनाउनुभयो।
 13 उहाँले मलाई भुँडीमा हिकाउनु भयो।
 उहाँले मलाई काँडले हिकाउनु भयो।
 14 म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु।
 सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे।
 15 परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो।
 उहाँले कपको वीटसम्म भर्नु भयो र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो।
 16 परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा डेलेर भाँचिदिनु भयो,
 उहाँले मलाई दलदलमा धकेली दिनुभयो।
 17 मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन।
 मसंग भएका सबै राम्रा कुराहरू मैले भूलें।
 18 मैले आफैलाई भने, “परमप्रभुबाट सहयोग पाउने
 आशा अब म गर्दिन।”
 19 परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु।
 अनि मेरो घर छैन।
 त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।
 20 म राम्रो प्रकारले मेरा कण्ठहरू सम्झन्छु
 र अति उदास छु।
 21 तर त्यसपछि अन्य केही कुरा सोचें।
 तब ममा आशा जाग्यो। मैले के सोचें भन्दा
 22 परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन।
 उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन।
 23 हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ।
 परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ।
 24 म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ
 अनि म उहाँमाथि विश्वास गर्दछु।”
 25 परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ।
 परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ।
 26 ती मानिसहरूको लागि राम्रो हो।
 परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ।
 27 मानव जातिको लागि बाल्य अवस्था देखि
 परमप्रभुको जुवा बोक्नु असल कुरा हो।
 28 जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ।
 त्यो मानिस एकलौरी र चुपचाप बस्नु पर्छ।
 29 त्यो मानिसले परमप्रभुको अगाडि आफ्नो अनुहार जमीन तिर निहराएर घोप्टीनुपर्छ।
 हनसक्छ, त्यहाँ अझ आशा होला।
 30 त्यो मानिसलाई कसैले हिकाउँदा अर्को गाला पनि फर्काउनु पर्छ।
 मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।

- 31 त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ
कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।
- 32 जब परमप्रभुले दण्ड दिनुहुन्छ,
उहाँसँग दया पनि हुन्छ।
उहाँसँग दया छ
किनभने उहाँको महान प्रेम र करुणा अपार छ।
- 33 परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न।
उहाँ मानिसहरूलाई दुःखी बनाउन चाहनुहुन्न।
- 34 परमप्रभु यी कुराहरू मनपराउनु हुन्न। उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न।
- 35 उहाँले सर्वोच्च परमेश्वर सामु
मानिसहरूले मानिसहरूलाई अन्याय गरेको चाहनुहुन्न।
- 36 मानिसलाई धोका दिएको मनपराउनु हुन्न।
यस्तो कुराहरू परमप्रभुले पटकै मनपराउनु हुन्न।
- 37 परमप्रभुले आज्ञा नास्ञ्जेलसम्म
कसैले पनि एस्तो घटना होस् भनेर भन्न सक्तैन।
- 38 सर्वोच्च परमप्रभुले नै असल
र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।
- 39 जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ।
कुनै जीउंदो मानिसले विरोध गर्न सक्तैन।
- 40 जाँचौ र हेरौ हामीले के-के गर्यौं।
त्यसपछि परमप्रभु तर्फ फर्कीं।
- 41 हामी हाम्रा हृदय र हातहरू
स्वर्गका परमप्रभुको तर्फ उठाऔ, अनि
- 42 उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं
त्यसकारण तपाईंले हामीलाई क्षमा दिनु भएन।”
- 43 तपाईंले स्वयंलाई क्रोधले ढाक्नु
अनि हामीलाई खेदु भयो।
तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो।
- 44 तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो
त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्।
- 45 तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर
र फोहरी बनाउनु भयो।
- 46 हाम्रा सारा शत्रुहरू
हामीसँग क्रोधित भएर बोले।
- 47 हामी अत्यन्तै त्रासीत भयौं
र हाम्रो विनाश भयो।
- 48 मेरो आँखाहरूबाट आँसुका धारा बगे।
मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ।
- 49 मेरो आँखाबाट
निरन्तर आँसु बगिरहे।
- 50 परमप्रभु म लगातार रुने छु,
जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न।
म लगातार रुने छु
जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न।
- 51 मेरो सबै शहरहरू रोएको देखेर
मेरो आँखाहरूले मलाई दुःखी तुल्यायो।
- 52 हामीलाई घृणा गर्ने कुनै कारण नभएकाहरूले हामीलाई मात्र चरालाई झैं खेदाए।
- 53 म जीउंदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए।
तिनीहरूले ममाथि ढुङ्गाहरू वर्षाए।
- 54 मेरो टाउको सम्म पानी आई पुग्यो।
मैले आफैलाई भनें, “म खुत्तम भएँ।”
- 55 हे परमप्रभु, मैले तपाईंको नाउं डाके।
मैले खाडलको पीडबाट तपाईंलाई पुकारें।
- 56 तपाईंले मेरो आवाज सन्नुभयो।
कान नथुनु होस् र मलाई उद्धार गर्नुहोस्
अनि मलाई बचाउनु होस्।
- 57 मैले सहायताका निम्ति गृहारेकै दिन तपाईं आउनुभयो।
तपाईंले मलाई भन्नुभयो, “नडराऊ।”

- 58 परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो।
तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।
- 59 हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्न भएको छ।
अब मेरो न्याय गरीदिनु होस्।
- 60 मेरो विरुद्धमा तिनीहरूले बनाएको सबै
प्रतिशोधका योजनाहरू तपाईंले देख्न भयो।
- 61 हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्न भयो।
मेरो विरुद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्न भयो।
- 62 मेरा शत्रुहरूका शब्द
र विचारहरू सारा समय मेरो विरुद्ध छन्।
63 जब तिनीहरू उठ बस गर्छन्।
हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदछन्।
- 64 हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्।
तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।
- 65 तिनीहरू माथि आफ्नो श्राप स्वरूप
कठोर हृदय दिनुहोस्।
- 66 तिनीहरूलाई क्रोधमा खेदू होस्, तिनीहरूको सर्वनाश गर्नुहोस्,
हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।

4

यस्शलेममाथि भिषण आक्रमण

- 1 हेर सुन कसरी फिका भयो।
हेर असली सुन कसरी बदिल्यो।
त्यहाँ चारैतिर छरिएका हीरामोतीहरू छन्।
तिनीहरू प्रत्येक गल्छेडाहरूमा छरिएका छन्।
- 2 सियोनका मानिसहरू बहुमूल्य रत्नहरू जस्तै थिए।
तिनीहरूलाई सुनझैं कदर गरिन्थ्यो।
तर अहिले तिनीहरूका शत्रुहरूले तिनीहरूलाई
कुमालेले बनाएका माटोका पुराना भाँडाहरू जस्तै ठानिरहेका छन्।
- 3 स्यालहरूले पनि आफ्नो छाउराहरूलाई
दूध चुसाएर हुर्काउँछन्,
तर मेरा मानिसकी छोरी निष्ठुरी छन्।
उनी मरुभूमिमा हुने शतमुर्ग जस्तै छन्।
- 4 दूध खाने शिशुको जिब्रो
तिर्छाले तालुमा टाँसिन्छ।
नानीहरूले रोटी मागिरहेका छन्,
तर तिनीहरूलाई कसैले पनि दिइएका छैनन्।
- 5 ती मानिसहरू जो स्वादिष्ट खाना खान्थे,
गल्लीमा भोकले मरिरहेका छन्।
ती मानिसहरू जो राता लुगाहरू पहिरेर हर्के
तिनीहरूले घुरान-पेटीबाट मैलाहरू टिप्दैछन्।
- 6 मेरा मानिसका छोरीहरूको पाप
सदोम र गोमोरको भन्दा ठूलो छ।
सदोम र गोमोर
सजिलै सर्वनाश भए।
त्यो मानिसको हातबाट
सर्वनाश भएको होइन।
- 7 यहूदका कतिपय मानिसहरूले
विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे।
ती मानिसहरू अति पवित्र थिए।
तिनीहरू हिँड्नुभन्दा पनि सफा
र दूध भन्दा पनि सेता थिए।
तिनीहरूका शरीर सुँगा भन्दा पनि राता थिए।
तिनीहरूका दाही नीलमणि ढुङ्गा जस्तै थिए।
- 8 अहिले तिनीहरूको अनुहारहरू लालटिनको मोसोभन्दा काला छन्।
तिनीहरूलाई गल्लीहरूमा पार भएर जाँदा कसैले पनि चिन्दैन।
तिनीहरूका छाला हड्डीसँग टाँसिएर चाउरी परेका छन्।
तिनीहरूका छाला काठझैं खस्त्रा छन्।
- 9 जो भोकले मर्नेहरू भन्दा

- तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्।
खानको कमीले मर्नेहरू भन्दा
चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्।
- 10 एक समयमा माया गर्ने आइमाईहरूले
आफ्ना नानीहरूका लागि खाना पकाउँथे।
पछिबाट ती नानीहरू नै
तिनीहरूका आमाहरूका एकमात्र आहार बने।
यी सबै कुराहरू भए
जब मेरो मानिसहरूलाई नष्ट पारिएको थियो।
- 11 परमप्रभुले आफ्ना सारा क्रोध प्रकट गर्नुभयो
र उहाँले आफ्नो क्रोध पोखाउनु भयो।
उहाँले सियोनमा आगो लगाउनु भयो।
आगोले सियोनको जगहरू धराशायी गरिदियो।
- 12 यसशलेमका फाटकहरूबाट शत्रुहरू प्रवेश गर्ने छन्
भन्ने कसैले विश्वास गर्न सक्दैन थै।
- 13 यी सबै कुराहरू
यसशलेमका अगमवत्ताहरू
र पूजाहारीहरूको पापको कारणले गर्दा
अनि त्यहाँका निर्दोष जनतलाई जसले मारे
ती मानिसहरूको कारणले गर्दा,
भएका थियो।
- 14 अगमवत्ताहरू र पूजाहारीहरू
अन्धा मानिस सरह गल्लीहरूमा हिंड्दथे।
तिनीहरू रगतले लतपत भएका थिए।
एका अर्कामा लुगा छुन पनि घिनाउँथे।
- 15 तिनीहरू चिच्याए, “भाग!
भाग! हामीलाई नछोऊ!”
तिनीहरू भन्छन्, “तिनीहरू
बेगारी भई घुम्नु पर्छ।
उनीहरू यहाँ रहन सक्दैनन्।”
- 16 परमप्रभु स्वयंले ती मानिसहरूलाई नष्ट गर्नुभयो उ
हाँले तिनीहरूको हेरचाह गर्नुभएन।
उहाँले पूजाहारीहरूको आदर गर्नुभएन
यहदका बढा-प्रधानहरूसँग उहाँको मैत्रीभाव थिएन।
- 17 सहायताको निम्ति हेर्दा हेर्दा हाम्रो आँखाहरू टट्टाए।
तर कतैबाट सहायता आएन।
हामीले स्वयंलाई बचाउन
कुनै एक जातिलाई हेर्यौं।
तर कुनै जाति पनि आएन।
- 18 हाम्ना शत्रुहरूले सारा समय हामीलाई घात पारीरहे।
हामी गल्लीमा सम्म निस्कन सकेनौं।
हाम्रो अन्त्य नजीक आई सक्यो।
हाम्रो समय पूरा भैसक्यो।
- 19 ती मानिसहरू जसले हामीलाई खेदे
तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए।
ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे
हामीलाई समात्र भनेर मस्भूमिमा लुकेर ढुकी बसे।
- 20 राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए
उनी हाम्रा प्राणका स्वास जस्तै थिए।
तर राजालाई तिनीहरूले पासोमा पारे
परमप्रभुबाटनै चुनिएका राजा थिए।
हामीले राजाको विषयमा भन्यौं, “हामी उहाँको छार्योसँग बाँच्नेछौं
उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुनेछ।”
- 21 एदोमका मानिसहरू खुशी बन,
ऊज भूमिमा बसेहरू खुशी बन।
तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ।
जब तिमी त्यो कचौराबाट पिउछौ तिमीहरू मातिने छौं।
अनि आफैँलाई नाडूगो पार्ने छौं।
- 22 हे सियोन तिमीहरूका दण्ड पूर्ण भयो,
तिमीहरू फेरि कैदखानामा छैनौं।
तर हेर परमप्रभुले एदोमका मानिसहरूलाई तिमीहरूको पापको दण्ड दिनुहुनेछ।

उहाँले तिमीहरूका पाप उदाङ्गो पार्नु हुनेछ।

5

परमप्रभुलाई प्रार्थना

- 1 हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो।
हाम्रो अपमान हेर्नु होस्।
- 2 हाम्रो भूमि प्रदेशीहरूको हातमा सुम्पिदिए
हाम्रा घरहरू विदेशीहरूलाई सुम्पिदिए।
- 3 हामी अनाथ भयौं।
हाम्रा पिता छैनन्।
हाम्रा आमाहरू विधवा जस्ती भएकि छिन्।
- 4 हामीले पिउने पानी पनि किन्नु परेको छ।
हामीले दाउराको पनि ज्याला तिर्नु परेको छ।
- 5 हामीलाई भञ्जयाङमा जुवा बोकेर लैजान जोर गरिइएकोछ।
हामी थकित छौं र हामीलाई विश्राम छैन।
- 6 रोटी पाउनका लागि हामीले मिश्रसंग एउटा सम्झौता गर्यौं।
हामीले अश्रूसंग एउटा सम्झौता गर्यौं।
- 7 हाम्रा पिता-पुर्खाहरूले पाप गरेका थिए अनि तिनीहरू मरेका छन्।
तिनीहरूको पापको कर्म अहिले हामीले भोगी रहेका छौं।
- 8 जो ठीक हाम्रा नोकरहरू थिए तिनीहरू हाम्रा शासक भएका छन्।
कसैले पनि हामीलाई तिनीहरूबाट बचाउन सकेनन्।
- 9 हामीले आहार खोज्नको लागि प्राणघातक
उजाड ठाउँमा होम्रो जीवन खतरामा पार्यौं।
- 10 हाम्रा छाला चूल्हा जस्तै तातेको छ।
भोकको अतिशयले गर्दा हामीलाई असाध्य ज्वरो आएको छ।
- 11 शत्रुहरूले सियोनका स्त्रीहरूमाथि व्यभिचार गरेका छन्।
तिनीहरूले यहूदाका शहरहरूमा तरुणीहरूलाई व्यभिचार गरेका छन्।
- 12 हाम्रा राजकुमारहरूलाई शत्रुले झुण्ड्याएर मारेका छन्।
तिनीहरूले हाम्रा बूढा-प्रधानहरूलाई सम्मान गरेका छैनन्।
- 13 हाम्रा जवान छोराहरू शत्रुको कमारा छन्
अनि हाम्रा छोराहरूका खुट्टा
शत्रुहरूको भारी कामले
लरवरिन्छन्।
- 14 बूढा-प्रधानहरू शहरका मूल ढोकाहरूमा भेला हुन छाडीदिए।
जवान मानिसहरूले संगीत बजाउन छाडीदिए।
- 15 अब हाम्रो हृदयमा आनन्दको चिन्ह समेत पनि रहेन।
हाम्रा नाचहरू शोक गीतमा परिवर्तन भएका छन्।
- 16 मुकुट हाम्रो टाउकोबाट झरेर गयो।
हामीले गरेको पापको कारणले, हामीमा खराब समय आएकोछ।
- 17 ती कुराहरूको कारणले गर्दा,
हाम्रा आँखाहरूले स्पष्ट देख्न छोड्यो।
- 18 सियोन पर्वत बौद्धीभूमि भयो।
स्यालहरू सियोन पर्वतको वरिपरि दर्गछन्।
- 19 तर हे परमप्रभु। तपाईंले हामीमाथि सदैव शासन गर्नुभएको छ।
तपाईंको सिंहासन सदाको लागि रहन्छ।
- 20 हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्सि जस्तो देखियो।
तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एकलै छाडनु भयो।
- 21 हे परमप्रभु, हामीलाई फेरि फर्काई तपाईं कहाँ ल्याउनु होस्।
हामीआनन्दले तपाईं कहाँ फर्कने छौं।
हामीहरूको जीवन पहिलेको जस्तै बनाईदिनु होस्।
- 22 तपाईं हामीप्रति अति क्रोधित हुनुहुन्थ्यो।
के तपाईंले हामीलाई पूर्ण प्रकारले इन्कार गर्नु भयो?

इजकिएलको पुस्तक

परिचय

1-3 म बर्जीको छोरो पूजाहारी इजकिएल हुँ। म बाबेलमा कैदीहरूसित कबार नदीको किनारमा थिएँ। स्वर्ग खुलियो अनि मैले परमेश्वरको दर्शन देख्न सकेँ। यो तीसौँ वर्षको चौथो महीनाको पाँचौँ दिन थियो। (यो राजा यहोयाक्रीनको देश निष्कासनको पाँचौँ वर्षको पाँचौँ महीनाको पाँचौँ दिन इजकिएलले परमप्रभुको वचन प्राप्त गरे। त्यस स्थानमा परमप्रभुको शक्ति ममाथि आयो।)

परमप्रभुको रथ अनि उहाँको सिंहासन

4 मैले उत्तर दिशाबाट आँधी-बेहरी आउँदै गरेको देखेँ। त्यो बाक्लो बादल थियो अनि बादलको चारै तिर उज्यालो थियो र यसबाट आगो बलिरहेको थियो। त्यस आगोको बीचमा टल्किएको तातो धातु^{*} झै केही देखिन्थ्यो।

5 बादल भित्रबाट चारवटा जीवित प्राणीहरू झै केही देखा पर्यो, त्यो हेर्दा मानिसको रूप जस्तै देखिन्थ्यो।

6 तर हरेक प्राणीको चारवटा अनुहारहरू अनि चारवटा पखेटाहरू थिए।

7 तिनीहरूको खुट्टाहरू सीधा थियो अनि पैताला बाछाको खुर जस्तो थियो। अनि त्यो टल्काइ राखेको काँसा जस्तै टल्किन्थ्यो।

8 तिनीहरूको पखेटा मुनि चारैतिर मानिसको हातहरू थियो अनि ती चारै जनाको चारवटा चेहराहरू अनि चारवटा पखेटाहरू थियो।

9 पखेटाले एका-अर्कालाई छुन्थ्यो। जब तिनीहरू हिंडथे, यता-उता फर्कंदैन थिए अनि त्यसै दिशापट्टि हिंडथे जता हेरिरहेको हुन्थे।

10 हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देखेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो।

11 प्राणीहरूको पखेटा तिनीहरूमाथि फैलिएका थियो, तिनीहरूले आफ्नो दुइवटा पखेटाले आफ्नो छेउको प्राणीको दुइवटा पखेटालाई छोएको हुन्थ्यो तथा दुइवटालाई आफ्नो शरीर छोप्नका निम्ति प्रयोग गरिएको थियो।

12 जब ती प्राणीहरू हिँड्थे तिनीहरू फर्कंदैन थिए। ती त्यसै दिशामा हिँड्थे जुन दिशा पट्टि तिनीहरू फर्केका थिए। तिनीहरू त्यही जान्थे जहाँ तिनीहरूलाई हावाले लिएर जान्थ्यो।

13 हरेक प्राणीलाई यस्तो देखिन्थ्यो, ती प्राणीहरूको बीचको भाग बल्दै गरेको कोईलाको आगो जस्तै देखिएको हुन्थ्यो।

यो आगो सानो-सानो रौंको जस्तै ती प्राणीहरूको बीचमा बलिरहेको थियो। आगो चहकिलो थियो अनि त्यसबाट बिजुली निस्कन्थ्यो।

14 ती प्राणीहरू बिजुली चम्के जस्तै यतादिछि उता बेग सँगदौडन्थे।

15-16 जति बेला मैले प्राणीहरूलाई हेरिरहेको थिएँ मैले चारवटा पाङ्ग्राहरू देखेँ। प्रत्येक प्राणीका निम्ति एउटा पाङ्ग्रा थियो। पाङ्ग्राले जमीनलाई छोएको थियो अनि सबै पाङ्ग्रा एक समान थिए। पाङ्ग्रा हेर्दा पहेंलो शङ्खमणि जस्तो थियो, अनि तिनीहरूको बनावट पाङ्ग्रा भित्र पाङ्ग्रा जस्तै थियो।

17 त्यो पाङ्ग्रा कुनै दिशामा पनि घुम्न सक्थ्यो, तर ती जीवित प्राणीहरू हिंडदा यता उता घुम्न सक्दैन थिए।

18 त्यो पाङ्ग्रा अम्लो डरलाग्दो सुइरोले घेरिएको थियो। त्यसको चारै पाङ्ग्राहरू आँखै-आँखाले घेरिएका थिए।

19 पाङ्ग्रा सधैं प्राणीहरूसँग हिँड्थ्यो। यदि प्राणी माथि हावामा गयो भने पाङ्ग्रा पनि सगै जान्थ्यो।

20 तिनीहरू त्यही जान्थे जहाँ हावाले लिएर जान्थ्यो अनि पाङ्ग्रा पनि तिनीहरूसितै जान्थ्यो किनभने यी प्राणीहरूको हावा पाङ्ग्राहरू थियो।

21 यसकारण प्राणी चल्दा पाङ्ग्रा पनि चल्थ्यो, अनि प्राणी रोकिए पाङ्ग्रा पनि रोकिन्थ्यो। यदि पाङ्ग्रा हावामा माथि गए ती प्राणीहरू पनि जान्थ्यो, किनभने हावा पाङ्ग्राहरूमा थियो।

22 प्राणीहरूको शिरमाथि आश्चर्यजनक चीज थियो। यो एउटा उल्टा बटुका जस्तै थियो। बटुका बरफ जस्तै स्वच्छ थियो।

23 यो बटुकाको तल प्रत्येक प्राणीको सीधा पखेटा थियो त्यो अर्को प्राणीसम्म पुगेको थियो। प्रत्येक प्राणीले यसको दुइवटा फिँजिएको पखेटाहरू अनि अर्को दुइवटा पखेटाहरूले यसको शरीर छोपेको थियो।

24 जब-जब त्यो प्राणीहरू हिँड्थ्यो, त्यसको पखेटाको ध्वनि बडो तेजसँग आउँथ्यो। त्यो ध्वनि समुद्रको गर्जन जस्तै हुन्थ्यो। त्यो सर्वशक्तिमान परमेश्वरको छेउमा निस्कने वाणी समान थियो। त्यो कुनै सेना समूहको स्वर जस्तै थियो। जब ती प्राणीहरू हिँड्न छोड्थे त्यति बेला आफ्नो पखेटा तल झर्दथ्यो।

25 ती प्राणीहरूले हिँड्न बन्द गर्थे, आफ्नो पखेटाहरू तल झर्थे अनि त्यहाँ फेरि डरलाग्दो आवाज हुन्थ्यो। त्यो आवाज बटुकाबाट हुन्थ्यो जुन तिनीहरूको शिरमाथि थियो।

26 त्यो बटुकाको माथि केही थियो जुन एउटा सिंहासन जस्तो देखिन्थ्यो। यो नीलमणि जस्तै नीलो थियो, त्यहाँ कोही थियो जुन त्यो सिंहासनमाथि बसेको मानिस जस्तै देखिन्थ्यो।

27 मैले त्यसको कम्मरमाथि हेरेँ। त्यो चहकिलो काँसा जस्तो देखिन्थ्यो। त्यसको चारैतिर आगोको ज्वाला निस्किरहेको थियो। मैले त्यसको कम्मरदेखि मुन्तिर हेरेँ, त्यहाँ पनि आगो जस्तै निस्किरहेको थियो जुन त्यसको चारैतिर आगो जस्तै जम्माइ रहेको थियो।

28 त्यसको चारैतिर उज्यालो प्रकाश बादलमा इन्द्रेणीको आकार जस्तै थियो। त्यो परमप्रभुको महिमा जस्तो थियो। जब मैले त्यो देखेँ र म पृथ्वीमा लडेँ। मैले भूईँमा टाउको घोप्टो परेँ अनि मैले कोही बोलिरहेको जस्तो स्वर सुनेँ।

2

1 त्यस आवाजले भन्यो, “हे मानिसको छोरो, खडा हौ र म तिमीसित कुरा गर्नेछु।”

2 जब उहाँले मसित बात गर्नुभयो, तब उहाँको आत्मा म भित्र पर्यो र मलाई खडा गरायो। अनि मैले त्यस मानिसलाई मसित कुरा गरेको सुनेँ।

3 उहाँले मलाई भन्नुभयो, “मानिसको छोरो, म तिमीलाई इज्राएलको परिवारसँगकेही भन्नका निम्ति पठाउँदछु। तिनीहरू बागीहरूको जाति हुन्। लगातार मेरो विरुद्ध बागी भएकाछन् तिनीहरूका पिता-पुर्खाहरू पनि मेरो विरुद्धमा बागी भएको थिए। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूले मेरो विरुद्धमा अपराधहरू गरे अनि आज सम्म तिनीहरू त्यसै गर्दछन्।

* 1:4: तातो धातु हामीलाई यसको अर्थ हिब्रू भाषामा निश्चित छैन। यो शायद “बलिएको तामा” अथवा “नृणमणि” हुनु सक्छ। (हेनुहोस 27 पद)

4 म तिमीलाई तिनीहरू विस्त्रु केही भन्नुको निम्ति पठाउँदछु। तर तिनीहरू एकदमै हठी छन्। तिनीहरू कठोर हृदयका छन्। तर तिमीले तिनीहरूसँग कुरा गर्न पर्नेछ। तिमीले भन्नु पर्छ, 'परमप्रभु हाम्रा मालिकाले यो कुराहरू भन्नुहुँदछ।'।

5 तिनीहरूले तिमी कुरा सुन्नेछन् वा सुन्नेछैनन् किनभने तिनीहरू बिद्रोहीहरू हुन्। तर तिमीले ती कुराहरू भन्नुपर्छ ताकि उनीहरूले बुझ्न सक्नु कि तिनीहरूको माइमा एक जना अगमवक्ता छन्।

6 "हे मानिसको छोरो! तिनीहरू सँगनडराऊ। तिनीहरू जे भन्छन् त्यसको निम्ति नडराऊ। यो साँचो हो तिनीहरू तिमी विस्त्रु हुनेछन् अनि तिमीलाई चोट पुर्याउन चाहन्छन्। तिनीहरू काँडा जस्तै हुनेछन्। तिमीलाई यस्तो लाग्ने छ कि तिमी बिच्छीहरूको बीचमा बसेका छौ। तर तिनीहरूले जे जति भन्नेछन्, त्यसका निम्ति नडराऊ। तिनीहरू बिद्रोहीहरू हुन्।

7 तिमीले तिनीहरूसँगै सबै कुराहरू भन्नुपर्छ, जुन मैले तिमीसँगभन्दछु। तिमीले भनेको तिनीहरूले सुन्न पनि सक्छन् अथवा सक्तैनन् पनि, किनभने तिनीहरू बिद्रोहीहरू हुन्।

8 "हे मानिसको छोरो! तिमीले ती कुराहरू सुन्नु पर्छ, जुन कुरा म तिमीलाई भन्छु। ती बागी मानिसहरू जस्तै मेरो विस्त्रु नहोऊ। आफ्नो मुख खोल, जुन कुरा म तिमीलाई भन्छु त्यो स्वीकार गर अनि ती कुराहरू मानिसहरूलाई भन। यी सबै वचनहरू मान।"

9 अनि जब मैले एउटा हात आफूतिर बढाएँ गरेको देखेँ। त्यो एउटा मुटु पारेर बेहेरिएको लामो पुस्तक जसमा केही लेखेर समातेको थियो।

10 मैले त्यो बेहेरिएको पत्र खोलें अनि त्यसको छेउ अनि पछाडि पढिँ केही कुराहरू लेखिएको थियो। त्यसमा सबै प्रकारको विलाप, शोक र दुःखका गीत, कथाहरू अनि चेताउनीहरू थिए।

3

1 परमेश्वरले मलाई भन्नुभयो, "हे मानिसको छोरो! जुन तिमीले देख्दै छौ, त्यो खाऊ। यो बेहेरिएको पत्र खाऊ अनि गएर इस्राएलका परिवारहरूलाई यी कुराहरू भन।"

2 यसकारण मैले मेरो मुख खोलें अनि उहाँले त्यो बेहेरिएको पत्र मेरो मुखमा राखिदिनु भयो।

3 तब परमेश्वरले भन्नुभयो, "हे मानिसको छोरो! म तिमीलाई यो बेहेरिएको पत्र दिँदछु। यसलाई निल्! यो बेहेरिएको पत्र तिमी शरीरमा भरियोस्।" यसकारण मैले त्यो बेहेरिएको पत्र खाँएँ। त्यो मेरो मुखमा मह जस्तै मीठो भयो।

4 तब परमेश्वरले मलाई भन्नुभयो, "हे मानिसको छोरो! इस्राएलको परिवारमा जाऊ। मैले भनेको कुराहरू तिनीहरूलाई भन।

5 मैले तिमीलाई कै विदेशहरू पठाएको होइन, जसको भाषा तिमी बुझ्दैनौ। तिमीले अर्को भाषा सिक्नु पर्नेछैन। मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदछु।

6 मैले तिमीलाई विभिन्न देशहरूमा पठाएको होइन जहाँका मानिसहरू यस्तो भाषाहरू बोल्छन् जुन तिमीले बुझ्दैनौ। यदि तिमी तिनीहरूकहाँ गई कुरा गर्छौ तब तिनीहरूले तिमी कुरा सुन्नेछन्।

7 अहं! मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदछु। किनकि इस्राएलका सारा घराना नै अट्टेरी, ढीठ र कठोर मनका छन् अनि इस्राएलका मानिसहरूले तिमी कुरा सुन्न इच्छा गर्ने छैनन्। तिनीहरूले मेरो कुरा सुन्ने छैनन्।

8 तर म तिमीलाई त्यति नै हठी बनाउनेछु जति तिनीहरू छन्। उनीहरूको जस्तै तिमी हृदय त्यति नै कठोर हुनेछ।

9 हीरा, अनि चदान भन्दा पनि कडा हुन्छ, त्यस्तै प्रकारले तिमी हृदय पनि उनीहरूको भन्दा कठोर हुन्छ, तिमी उनीहरू भन्दा पनि हठी हुनेछौ, तिमी उनीहरूसँग डराउनेछैनौ। तिमी उनीहरूसँग नडराऊ जो सधैं मेरो विस्त्रुमा गएका छन्।"

10 तब परमेश्वरले मलाई भन्नुभयो, "हे मानिसको छोरो! तिमीले मेरो प्रत्येक कुरा जुन म भन्दैछु सुन्नु पर्छ अनि ती कुराहरू याद राख्नु पर्छ।

11 तब सबै तिमी मानिसहरू कहाँ जाऊ, जो कैदमा छन्। तिनीहरू कहाँ जाऊ अनि भन, 'परमप्रभु हाम्रा मालिकाले यी कुराहरू भन्नुहुन्छ।' वास्ता नगर्नेहरूलाई यी कुराहरू भन चाहे तिनीहरूले सुन्छ अथवा सुन्दैनन्।"

12 तब मलाई एउटा हावाले माथि उठायो। तब मैले आफ्नो पछाडीबाट एउटा आवाज सुनें। यो आवाज मेघको गर्जन जस्तो थियो। त्यसले भन्यो, "परमप्रभुको महिमा धन्य छ जहाँ कहीं यो जान्छ।"

13 अब ती प्राणीहरूले तिनीहरूको पंखेटा हल्ल्याउन शुरू गरे। जब पंखेटाहरूले एक-अर्कालाई छुन्थे, अनि पाङ्खाहरू तिनीहरू तर्फ सर्थे, तिनीहरूले मेघ गर्जे झैं आवाज निकाल्थे।

14 आत्मा मलाई उठाएर माथि टाढो लग्यो। मैले त्यो स्थान छोडे। म साह्रै दुःखी थिएँ अनि मेरो आत्मा अत्यन्त खिन्न थियो, तर परमप्रभुको शक्ति म भित्र अत्यन्त प्रबल थियो।

15 म ती कैदीहरू भए कहाँ गएँ जो कबार नदीको तेलाबीबामा* बस्दै थिए। म त्यहाँ सात दिन सम्म तिनीहरूको बीचमा छक्क अनि खिन्न भएर बसिरहेँ।

16 सात दिन पछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

17 "हे मानिसको छोरो! म तिमीलाई इस्राएलको प्रहरी बनाउँदछु। म ती सबै नराम्रो घटनाहरू बताउनेछु जुन उनीहरूसँग घट्नेछ, अनि तिमीले इस्राएलको ती घटनाहरूको बारेमा चेताउनी दिनुपर्नेछ।

18 यदि मैले, 'यो नराम्रो मानिस मर्नेछ भने।' भने तिमीले त्यो चेताउनी पनि उसलाई दिनुपर्छ। तिमीले उसलाई भन्नु पर्छ, आफ्नो जिन्दगी बदली गर अनि नराम्रो काम गर्न छोड। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौ भने त्यो मर्नेछ। किनकि त्यसले पाप गरेको छ। तर म तिमीलाई त्यसको मृत्युको उत्तरदायी बनाउँदछु। किन? किनकि तिमी त्यसकहाँ गएनौ अनि त्यसको जीवन बचाएनौ।

19 "यो पनि हुन सक्छ तिमीले कुनै मानिसलाई चेताउनी दियो, त्यसलाई त्यसको जीवन मार्ग बदली गर्नका निम्ति सम्झायौ अनि नराम्रो काम नगर्नु भन्यौ। यदि त्यसले तिमी कुरा सुनेन भने त्यो मर्नेछ। त्यो मर्नेछ किनकि त्यसले पाप गरेको छ। तर तिमीले उसलाई चेताउनी दियो यसकारण तिमीले आफ्नो जीवन बचायो।

20 "यो पनि हुन सक्छ कि कुनै राम्रो मानिस राम्रो भइरहनु छोड्छ। किनभने मैले त्यसको पछि केही यस्तो राखेकोछु जसले त्यसलाई पाप गर्न लगाउँछ। त्यसले नराम्रो काम गर्न शुरू गर्छ यसकारण त्यो मर्नेछ। उसले गरेको असल कर्महरू उसको पक्षमा सम्झना गरिनेछैन। त्यो मर्नेछ किनभने त्यसले पाप गर्नु र तिमीले उसलाई चेताउनी दिएनौ। म तिमीलाई त्यसको मृत्युको उत्तरदायी सम्झनेछु।

21 "तर यदि तिमीले त्यो राम्रो मानिसलाई चेताउनी दियो अनि त्यसलाई पाप गर्न बन्द गर्नु भन्यौ अनि त्यसले पाप गर्न बन्द गर्नु भने त्यो मानिस मर्नेछैन। किन? किनभने तिमीले उसलाई चेताउनी दियो अनि उसले सुन्यो। यस प्रकारले तिमीले आफ्नो जीवन बचायो।"

22 तब परमप्रभुको शक्ति मकहाँ आयो। उहाँले मलाई भन्नुभयो, "उठ, अनि बेसीमा जाऊ। म तिमीसित त्यहाँ कुरा गर्नेछु।"

* 3:15: तेलाबीब यो भूमि इस्राएलको बाहिर थियो। यो नाउँ को अर्थ "झनको पहाड" हुन्छ।

23 यसकारण म उठे अनि बेसीमा गएँ। परमप्रभुको महिमा त्यहाँ त्यसरी नै प्रकट भयो जस्तो मैले कबार नदीको किनारमा देखेको थिएँ। यसकारण मैले मेरो अनुहार भईतिर निहारिएँ।

24 तर एउटा हावा आयो अनि यसले मलाई मेरो खुट्टामा उभ्यायो परमप्रभुले मलाई भन्नुभयो, “घर जाऊ, अनि आफैँ घरभित्र ढोका थुनेर बस।

25 हे मानिसको छोरो! मानिसहरू डोरी लिएर आउनेछन् अनि तिमीलाई बाँध्नेछन्। तिमीहरूले तिमीलाई बाहिरका अरू मानिस भएकोमा जान दिनेछैनन्।

26 म तिप्रो जिब्रो तिप्रो तालुमा टँसाई दिनेछु। तिमीले बात गर्न सक्नेछैनौ। यसकारण तिमीहरूले कोही मानिसलाई पनि यस्तो भेटाउने छैनन् जसले तिमीहरूलाई शिक्षा दिन सकोस कि तिमीहरूले पाप गरिरहेका छन्। किन? किनकि तिमीहरू सधैं मेरो विरुद्धमा गइरहेका छन्।

27 तर जब म तिमीसित कुरा गर्छु त्यसबेला तिमीलाई म बोल्ने बनाउनेछु। तर तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नु हुन्छ।’ यदि कसैले सुन्न चाहन्छ भने उसले सुनोस्। यदि होइन भने, मलाई तिरस्कार गरोस्। किनभने तिमीहरू विध्वंशकारीहरू हुन।

4

1 “हे मानिसको छोरो! एउटा ईटाँका पाटा लिएर। त्यसमा एउटा नक्सा बनाऊ। एउटा शहरको अर्थात यरूशलेमको एउटा नक्सा बनाऊ।

2 अनि त्यस्तो काम गर मानौँ त्यस शहरलाई चौरैतिरबाट तिप्रो सेनाले घेरेको छ। शहरको चौरैतिर एउटा माटोको पर्खाल यस्तो प्रकारले बनाऊ जसबाट आक्रमण गर्न सहायता होस्। शहरको द्वार सम्म पुग्ने गरी एउटा कच्चा बाटो बनाऊ, त्यसलाई भत्काउने मूढाहरू ल्याऊ अनि शहरको चौरैतिर सैनिकहरूको छाउनी लगाऊ।

3 अनि अब एउटा फलामको कराई ल्याऊ अनि तिमी आफू र शहरको बीचमा राख। यो एउटा फलामको पर्खाल जस्तै हुनेछ। जसले तिमी र शहरलाई अलग राख्छ। तिमीले यस्तो प्रकारले प्रदर्शन गर कि तिमी त्यो शहरको विरुद्धमा छौ। तिमीले त्यो शहरलाई घेर अनि त्यसमाथि आक्रमण गर। किन? किनभने यो इस्राएलको परिवारका निम्ति एउटा उदाहरण हुनेछ। यसबाट यो प्रदर्शित हुनेछ कि म यरूशलेमलाई नष्ट गर्नेछु।

4 “त्यसपछि, तिप्रो देखेपट्टि ढल्क। तिमीले इस्राएलीहरूको पापहरूका तिप्रो दण्ड कार्यद्वारा अवश्यै देखाउनु पर्छ। तिनीहरूको पापहरूको निम्ति दण्ड जति वर्ष सम्म दण्ड भोग्नु पर्ने छ त्यति दिन सम्म तँ देखेपट्टि कोल्टे परेर ढल्की रहनु पर्छ।

5 तिमीले यस्तो प्रकारले इस्राएली मानिसहरूको पाप 390 दिनसम्म सहनु पर्छ। यस प्रकार म तिमीलाई बताउँदछु इस्राएल एक दिन एकवर्षको बराबर लामो समयसम्म दण्डित हुनेछ।

6 “तब तिमी तिप्रो दाहिनेपट्टि फर्किएर चालिस दिन सम्म लडिरहने छौ। यस्तै प्रकारले यहूदाको पापको सजाय चालिस दिन सम्म तिमीले देखाउँनेछौ। एक दिन बराबर एक वर्ष हुन्छ। म तिमीलाई बताउँदछु कि कहिले सम्म यहूदा दण्डित हुनेछ।”

7 परमेश्वरले फेरि भन्नुभयो, “अब आफ्नो पाखुरा घुमाऊ अनि आफ्नो हातलाई ईटामाथि राख। यस्तो देखाउ मानौँ तिमीले यरूशलेम शहरमाथि आक्रमण गरिरहेछौ। यो देखाउनुको निम्ति गर कि तिमी मेरो अगमवत्ताको रूपमा मानिसहरूसँगै बात गरिरहेका छौ।

8 हेर, म तिमीलाई डोरीले बाँधिराख्छु। जब सम्म घेराको दिन समाप्त हुँदैन तिमी यता उता फर्कन सक्ने छैनौ।”

9 परमेश्वरले यसो पनि भन्नुभयो, “तिमीले रोटी पकाउनुको निम्ति केही समान ल्याउनु पर्नेछ। केही गहूँ, जौ, सिमी, दाल कोदो, फापर, यो सबैलाई एउटै भाँडामा हालेर पिँध अनि पिठो बनाऊ। तिमीले यो पिठो रोटी बनाउनुका निम्ति प्रयोग गर्नुपर्छ। तिमीले खाली यो रोटी मात्र 390 दिन सम्म कोल्टे परेर खानु पर्छ।

10 तिमीले तिप्रो आफ्नै निम्ति खाने कुराहरू तौलनु पर्छ। प्रत्येक दिनको निम्ति बीस शेकेल। अनि तिमीले दिनको तोकिएको समयमा मात्र खानु पर्छ।

11 अनि तिमीले दिनमा एक हिनको छैटौँ भाग मात्र पानी पिउन सक्छौ।

12 प्रतिदिन तिमीले आफ्नो रोटी पकाउनु पर्छ। तिमीले मानिसको मल बाल्नु पर्छ अनि त्यो बल्दै गरेको मलमा रोटी पकाउनु पर्छ। तिमीले यो रोटी मानिसको आँखाको सामने खानु पर्छ।”

13 तब परमप्रभुले भन्नुभयो, “यसले यो देखाउँछ कि इस्राएलका परिवारले विदेशमा अशुद्ध भोजन खानेछन् अनि मैले तिनीहरूलाई इस्राएल छोड्नु अनि विदेशहरूमा जान बाध्य गरेँ।”

14 त्यसपछि मैले आश्चर्य भएर भनें, “तर हे परमप्रभु मेरो मालिक! मैले अशुद्ध भोजन कहिले खाइँन। मैले कहिले जनावरको मासु खाइन जुन कुनै रोगले मरेको होस् या कुनै जङ्गली जनावरले मारेको होस्। मैले बाल्यकालदेखि अहिले सम्म कुनै दिन पनि अपवित्र मासु खाइँन। मेरो मुखमा त्यस्तो नराम्रो मासु पसेको छैन।”

15 तब परमेश्वरले मलाई भन्नुभयो, “ठीक छ। म तिमीलाई रोटी पकाउनुको निम्ति गाईको गोबर प्रयोग गर्न दिनेछु। तिमीले मानिसहरूको सुकेको दिसाको प्रयोग गर्न आवश्यक छैन।”

16 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, म यरूशलेममा भोजनको लागि उब्जनी नष्ट पाउँछु। मानिसकहाँ भोजन कम्ती रहनेछ। तिनीहरू आफ्नो भोजनको अभावले सधैं चिन्तित हुनेछन् अनि तिनीहरूले पिउने पानी पनि नापेर (जोरघेर) मात्र पिउने छन्।

17 किनभने मानिसहरूको निम्ति प्रयास भोजन अनि पानी हुँदैन। मानिसहरू एक अर्कासँगै हेरेर डराउनेछन् किनकि तिनीहरूले आफ्नो पापको कारण एउटाले अर्कोलाई नष्ट भएको देख्नेछन्।

5

1-2 “हे मानिसको छोरो! तिमीले आफ्नो उपवासको समयपछि यो काम गर्नुपर्छ। तिमीले एउटा धारिलो तरवार लिनु पर्छ। त्यो तरवारको प्रयोग हजामको छुरा जस्तै गर। तिमीले आफ्नो कपाल र दाही त्यसले काट। कपाललाई तराजुमा राखेर तौल। आफ्नो कपाललाई तीन बराबर भागमा बाँड। आफ्नो कपालको तिहाई भाग त्यस ईटामाथि राख जसमा तिमीले शहरको चित्र बनाएका छौ। त्यो ‘शहरमा’ राखेको कपाल जलाऊ। यसले देखाउने गड्ढे केही मानिसहरू शहर भित्र मर्नेछन्। त्यस समय तरवार उपयोग गर अनि आफ्नो कपालको एक तिहाई भाग सानो-सानो टुक्रा पारेर काट। त्यो कपाललाई ईटामा बनाएको शहरको वरिपरि राख। यसले देखाउँछ कि केही मानिस शहर बाहिर मर्नेछन्। त्यसपछि आफ्नो कपालको एक तिहाई भाग हावामा उडाइदेऊ। त्यसलाई हावाले टाढो उडाएर लान देऊ। यसले त्यो देखाउँछ कि म आफ्नो तरवार निकाल्नेछु अनि कतिपय मानिसहरूलाई खँदै तिनीहरूलाई टाढो देशमा भगाई दिनेछु।

3 तर त्यति बेला तिमी जानुपर्छ अनि त्यो कपालको केही भाग ल्याउनु पर्छ। त्यो कपालहरू ल्याएर, त्यसलाई छोप अनि त्यसको रक्षा गर। यसले देखाउँछ कि म आफ्नो मानिसहरू मध्ये कतिलाई बचाउँनेछु।

4 अनि अब केही ज्यादा कपालहरू ल्याऊ अनि तिनीहरूलाई आगोमाथि फ्याँकिदेऊ। यसले त्यो देखाउँछ आगो त्यहाँबाट शुरू हुनेछ अनि इस्राएलको सम्पूर्ण परिवारलाई जलाई दिनेछ।”

5 त्यति बेला परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “त्यो ईटा यस्शलेम हो। मैले यस्शलेम शहरलाई अन्य राष्ट्रहरूको बीचमा राखेको छु। यस समय इस्राएलको चारैतिर अन्य देशहरू छन्।

6 यस्शलेमका मानिसहरूले मेरो नियमहरू र विधिहरू प्रति विद्रोह गरे। तिनीहरू अन्य कुनै पनि राष्ट्र भन्दा एकदमै नराम्रो छन्। तिनीहरूले मेरो नियमहरू त्यति ज्यादा विरोध गरे जति चारैतिरको अन्य देशहरूले विरोध गरेनन्। तिनीहरूले मेरो आदेशहरू सन्तु अस्वीकार गरिदिए। तिनीहरूले मेरो विधिहरू र विधानहरू पालन गरेनन्।”

7 यसकारण परमप्रभु मेरो मालिकले भन्नुभयो, “म तिमीहरूमाथि भयंकर विपत्ती ल्याइदिनेछु। किन? किनभने तिमीहरूले मेरो नियम पालन गरेनौ। तिमीहरूले मेरो नियमहरू तिमीहरूको चारै तिर बस्ने मानिसहरूले भन्दा पनि ज्यादा भङ्ग गर्दौ। तिमीहरूले त्यो काम पनि गर्दौ जुन तिमीहरूले गर्लौ भन्छन्।”

8 यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म पनि तिमीहरूको विरुद्धमा छु, म तिमीहरूलाई यस्तो दण्ड दिनेछु जसलाई अर्को मानिसले पनि देख्न सकोस।

9 म तिमीहरूलाई यस्तो गर्नेछु जुन मैले अघि कहिले गरेको थिइँँ। अनि म त्यो भयानक काम फेरि कहिले पनि गर्नेछैन। किनभने तिमीहरूले धेरै डरलाग्दा कार्यहरू गरेकाछौ।

10 यस्शलेमका मानिसहरू भोकले यति तडपिने छन् कि आमा-बाबुले तिनीहरूको आफ्नै छोरा-छोरीहरू खाने छन् अनि छोरा-छोरीहरूले तिनीहरूको आफ्नै आमा बाबुहरू खाने छन्। म तिमीहरूलाई यस्तो प्रकारले दण्ड दिनेछु, अनि जो जति बाँचेको हुन्छ तिमीहरूलाई म हावामा तितर-बितर पारिदिनेछु।”

11 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यस्शलेम, म आफ्नो जीवनको शपथ खाएर भन्दैछु म तँलाई दण्ड दिनेछु। म प्रतिज्ञा गर्दछु कि म तँलाई दण्ड दिनेछु। किन? किनभने तैले मेरो पवित्र स्थानको विरुद्धमा भयंकर पाप गरिस। तैले घृणित काम गरेर मेरो स्थान मैला बनाइ दिइस्। म तँलाई दण्ड दिनेछु। म तँमाथि दया गर्ने छैन। म तेरो निम्ति दुःखको अनुभव गर्ने छैन।

12 तेरो एक तिहाई मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाइ मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाइ मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खँडे तितर-बितर पार्नेछु।

13 तब मात्र म तिमीहरू प्रति क्रोधित हुन रोकिनेछु। तिमीहरूले नराम्रो कार्यहरू गरेकोमा म आफैले तिमीहरूमाथि बदला लिन तिमीहरूलाई घटाउनेछु। तब तिमीहरूले सम्झनेछन् म परमप्रभुले तिनीहरूको विरुद्धमा उत्साहित भएर काम गरेको छु।”

14 परमेश्वरले भन्नुभयो, “यस्शलेम म तँलाई नष्ट गर्छु। तँ दुःखको थुप्रो बाहेक अरु केही हुने छैनस्। चारैतिरका मानिसहरूले तेरो हाँसो उडाउने छन्। प्रत्येक मानिस जुन तेरो छेउबाट जान्छ त्यसले तेरो हाँसो उडाउँछ।

15 चारैतिरका जातिहरूले तेरो हाँसो उडाउने छन्, तर त्यसबाट तिमीहरूले शिक्षा पाउनेछन्। तिमीहरूले देखेछन्, म क्रोधित थिएँँ अनि मैले तिमीहरूलाई दण्ड दिएँँ। म एकदमै क्रोधित थिएँँ। मैले तिमीहरूलाई चेताउनी दिएको थिएँँ। म, परमप्रभुले तिमीहरूलाई भनेको थिएँँ म के गर्नेछु।

16 मैले भनेको थिएँँ कि म तिमीहरूमाथि भयंकर अनिकालको समय पठाइदिनेछु। मैले तिमीसित भनेको थिएँँ, म ती चीजहरू पठाउनेछु जसले तिमीलाई नाश गर्छ अनि तिमीसित भनेको थिएँँ म तिप्रो भोजनको आपूर्ति खोसेछु, अनि त्यो अनिकालको समय घरि-घरि आउनेछ।

17 मैले तिमीसँग भनेको थिएँँ कि म तिमीहरू भएको ठाउँमा अनिकाल या जडुगल्ली जनावर पठाउनेछु, जसले तिप्रो नानीहरू मार्नेछ। मैले तिमीसित भनेको थिएँँ कि पुरै शहरमा रोग अनि मृत्यु फैलिनेछ अनि म ती सैनिक शत्रुहरू तिप्रो विरुद्धमा लड्नका निम्ति ल्याउँदछु। म परमप्रभुले यी सबै कुहाहरू घट्टेछ भनेको थिएँँ अनि तिनीहरू घट्टेछन्।”

6

1 त्यसपछि परमप्रभुको वचन फेरि मकहाँ आयो।

2 उहाँले भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलको पर्वतहरूपट्टि फर्क। मेरो निम्ति तिनीहरूको विरुद्ध भन।

3 ती पर्वतहरूसित यसो भन, “हे इस्राएलको पर्वतहरू! परमप्रभु मेरो मालिकको तर्फबाट यो संदेश सुन। परमप्रभु मेरा मालिक पहाडहरू, पर्वतहरू, बैसीहरू अनि खोल्चाहरूसँग यसो भन्नुहुन्छ। ध्यान देऊ। म (परमेश्वर) शत्रुलाई तिप्रो विरुद्धमा लड्नका निम्ति ल्याउँदछु। म तिप्रो उच्च स्थानहरू नष्ट गरिदिनेछु।

4 तिप्रो वेदीहरू भत्काएर टुक्रा-टुक्रा पारिदिनेछु। तिप्रो सुगन्धित धूप चढाउने वेदीहरू पनि भत्काइ दिनेछु। अनि म तिप्रो लाशहरू तिप्रो अपवित्र मूर्तिहरूको अघाडी फर्काइदिनेछु।

5 म इस्राएलका मानिसहरूको लाशहरू तिनीहरूको अपवित्र मूर्तिहरूको अघि फर्काइदिनेछु। म तिमीहरूको हड्डीहरू तिमीहरूको वेदीहरूको चारैतिर तितर बितर पारिदिनेछु।

6 जहाँ-जहाँ तिमीहरूका मानिसहरू बस्छन् त्यहाँ नराम्रा कुराहरू ल्याइ दिनेछु। तिनीहरू शहरहरूमा खाली दुःखका थुप्रोमा परिणत हुनेछन्। तिनीहरूको उच्च स्थान नष्ट हुनेछ। किनकि ती पूजा स्थानहरूको प्रयोग फेरि हुन नसकोस। ती सबै वेदीहरू नष्ट गरिनेछ। मानिसहरूले फेरि ती अपवित्र मूर्तिहरू पूज्ने छैनन्। त्यो सुगन्धि धूपको वेदीहरू स-साना टुक्रा पारिनेछ। तिमीहरूले जे बनायो त्यो पूर्ण रूपमा नष्ट पारिनेछ।

7 म मानिसहरू मर्नेछन् अनि तिमीले थाहा पाउनेछो कि परमप्रभु म नै हूँ।”

8 परमेश्वरले भन्नुभयो, “तर म तिमीहरूका कतिपय मानिसहरूलाई बाँच्न दिनेछु। ती केही समय सम्म विदेशमा बसेछन्। म तिनीहरूलाई तितर-बितर पार्नेछु अनि विदेशमा बसका निम्ति बाध्य पार्नेछु।

9 त्यसपछि ती बाँचेका मानिसहरूलाई बन्दी बनाइनेछ। तिनीहरूलाई विदेशमा बसको निम्ति बाध्य पारिनेछ। तर ती बाँचेका मानिसहरूले मलाई सम्झनेछन्। मैले तिनीहरूको आत्मालाई* खण्डित पारें। जुन पाप तिनीहरूले गरे त्यसको निम्ति तिनीहरू स्वयंले आफैलाई धृणा गर्ने छन्। बितेको समयमा जो मबाट विमुख भएर टाढा गएका थिए, तिनीहरू आफ्नो नराम्रो मूर्तिहरूको पछि लागेका थिए। तिनीहरू त्यस प्रकारको स्त्रीहरू जस्तै थिए जो आफ्नो पतिलाई छोडेर अर्को पुरुषको पछि लाग्छे। तिनीहरूले भयंकर पाप गरेका थिए।

10 तर तिनीहरूले बुझ्नेछन् कि म नै परमप्रभु हूँ अनि तिनीहरूले यो पनि थाहा पाउनेछन् यदि मैले केही गर्छु भन्ने ठाने भने त्यो गर्छु। तिनीहरूले बुझ्नेछन् यो सबै आपतहरू तिनीहरूमाथि आइलाग्यो ती सबै मैले गराएको हूँ।”

11 तब परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ताली बजाऊ र खुट्टा ठट्टाएर भन, हाय! इस्राएलका मानिसहरूले गरेका सबै डरलाग्दा कुरा भन। तिनीहरूलाई चेताउनी देऊ कि तिनीहरू रोग अनि भोकले मर्नेछन्। तिनीहरूलाई भन कि तिमीहरू युद्धमा मारिन छौ।

* 6:9: आत्मालाई साहित्यिक रूपले “हृदय”पनि भनिन्छ।

12 टाढाका मानिसहरू रोगबाट मर्नेछन्। छेउका मानिसहरू तरवार द्वारा मारिनेछन्। शहरमा छाडिएका मानिसहरू भोकले मर्नेछन्। त्यसपछि म क्रोधित हुन छाड्नेछु।

13 अनि तब मात्र तिमीहरूले थाहा पाउने छौ कि म परमप्रभु हूँ। तिमीले यो त्यति बेला सम्झने छौ जब तिमी आफ्नो लाश अपवित्र मूर्तिहरूको छेउ अनि वेदीहरूको चारैतिर देख्छौ। ती शरीरहरू तिमीहरूका प्रत्येक पूजा स्थानहरूका ठाउँमा प्रत्येक पहाड तथा प्रत्येक हरियो फल नलामे रूख अनि त्यस रूखको मुनि लाश हुनेछ। ती सबै ठाउँमा तिमीहरूले आफ्नो बलि चढाएकाछौ।

14 तर म आफ्नो हात तिमीहरूमाथि उठाउँछु अनि तिमी र तिम्ना मानिसहरू जहाँ बस्छन म दण्ड दिनेछु। म तिम्ना देश नष्ट पारिदिने छु! यो दिब्ला मरुभूमि भन्दा पनि सुनसान हुनेछ। त्यस पछि तिनीहरूले जान्ने छन् म नै परमप्रभु हूँ।”

7

1 तब परमप्रभुको सन्देश मकहाँ आयो।

2 उहाँले भन्नुभयो, “हे मानिसको छोरा, अब परमप्रभु मेरो मालिकको सन्देश यस प्रकार छ। यो सन्देश इज्जिकाएल देशको निम्ति हो:

“अन्त्य!

अन्त्य आइरहेको छ।

सारा देश नष्ट हुनेछ।

3 अब तिम्ना अन्त्य आएको छ।

म देखाउँने छु कि म तिमीहरू प्रति कति क्रोधित छु।

म तिमीलाई त्यो नराप्रो कर्मका निम्ति दण्ड दिनेछु जुन तिमीले गरेका छौ।

तिमीले जुन डरलाग्दो काम गरेका छौ म तिमीलाई त्यसको दण्ड तिराउँने छु।

4 म तिमीहरूलाई दया देखाउने छँईन म तिमीहरू प्रति टिठाउँने छैन।

म तिमीहरूलाई तिमीहरूको नराप्रो कामको निम्ति दण्ड दिने छु।

तिमीहरूले डरलाग्दो काम गरेका छौ।

अब तिमीले बुझ्नेछौ म नै परमप्रभु हूँ।”

5 परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो, “एक पछि अर्को गर्दै आपत आउँनेछ।

6 अन्त आइरहेछ अनि यो एकदमै छिटो आउनेछ।

7 तिमी इज्जिकाएलका मानिसहरू, के तिमीहरूले चेताउनीको ध्वनी सुनिरहेकोछौ? शत्रुहरू आउँदैछन्। त्यो दण्डको समय चाँडै आउँदैछ। शत्रुहरूको खैलाबैला झन चर्को हुँदै पर्वतमाथि पुग्दैछ।

8 म चाँडै नै देखाउँनेछु कि म कति क्रोधित छु। म तिम्ना विरुद्ध मेरो सारा क्रोध प्रकट गर्नेछु। म ती नराप्रो कामको निम्ति दण्ड दिनेछु जुन तिमीले गरेकाछौ। तिमीलाई तिमीले गरेको डरलाग्दो कार्यको निम्ति ज्याला दिन लगाउनेछु।

9 म तिमीहरूप्रति अलिकति पनि दया देखाउने छैन। म तिमीलाई छोडने छैन। तिमीहरूको नराप्रो कामको निम्ति तिमीलाई दण्ड दिँदैछु। तिमीहरूले जुन डरलाग्दो काम गरेकाछौ, अब तिमीले थाहा पाउने छौ म नै परमप्रभु हूँ।

10 “दण्डको त्यो समय आई पुग्यो। दण्ड फूलहरू फूलन शुरू भए जस्तै शुरू हुनेछ; के तिमीले चेताउनीको ध्वनी सुन्दैछौ? परमेश्वरले संकेत दिनु भएकोछ। फूल फूलनु लागे झैं दण्ड आरम्भ हुँदैछ। घमण्डी राजा नबूकदनेस्सर तयार छ।

11 त्यो हिस्रक मानिस दुष्ट मानिसहरूलाई दण्ड दिन तयारी भइरहेको छ। ऊ तिनीहरू मध्येको एकजना होइन। ऊ तिनीहरूको भीडबाट एक जना होइन। ऊ तिनीहरूको सन्तान मध्येको पनि एक होइन। ऊ तिनीहरूको अगुवाहरू मध्येको पनि होइन।

12 “दण्डको समय आई पुगेको छ। त्यो दिन आई पुग्यो। जसले ती चीजहरू किन्छन, तिनीहरू खुशी नहुन्। ती जो खिन्न चीजहरू बेच्छन तिनीहरू पनि खुशी नहुन्। किनभने डरलाग्दा दण्ड प्रत्येक मानिसमाथि आउँनेछ।

13 मानिस जसले उसको सम्पत्ति बेच्छ यो उसले फिर्ता पाउने छैन। यद्यपि मानिस जीवित रहेता पनि उसले उसको सम्पत्ति फिर्ता पाउँने छैन। किनभने यो दर्शन सम्पूर्ण समूहका मानिसहरूका निम्ति हो। यसलाई फिर्ता लिन सक्ने। प्रत्येक मानिसले उसको पापहरूको कारण उसको ज्यान सम्म बचाउनु सक्ने।

14 “तिनीहरूले मानिसहरूलाई चेताउनी दिन तरही बजाउने छन्। मानिसहरू युद्ध गर्नको निम्ति तयार रहन्छन। तर तिनीहरू युद्ध गर्न निस्कने छैनन्। किनभने तिनीहरू सबैसित अत्यन्तै क्रोधित छु।

15 तरवार लिएर शत्रुहरू शहरको बाहिर छन्। रोग अनि भोक शहर भित्र छ। यदि कोही पनि शत्रुको मैदानमा गयो भने शत्रुको सेनाले त्यसलाई मार्नेछ। यदि उ शहरमा बस्नो भने रोग र भोकले उसलाई नष्ट पार्नेछ।

16 “तर कति मानिसहरू बाँचेर निस्कने छन्। ती बाँचेका मानिसहरू भागेर पहाडमाथि जानेछन्। तर तिनीहरू सुरङ्गी हुने छैनन्। तिनीहरू आफ्नो पापले गर्दा दुःखी हुनेछन्। तिनीहरू चिच्याउने छन् अनि ढुङ्करले जस्तै दुःखले भरिएको आवाज निकाल्नेछन्।

17 मानिसहरू यति थकित र खिन्न हुनेछन् कि तिनीहरू आफ्नो हात पनि उठाउँनु सक्ने छैनन्। तिनीहरूको खुट्टा पानी जस्तै हुनेछ।

18 तिनीहरूले भाङ्गुगारा लगाउने छन् अनि डरले काम्ने छन्। तिमीहरू प्रत्येकको अनुहारमा लाज देख्ने छौ। तिनीहरूले शोक देखाउनको निम्ति आफ्नो टाउको खौराउँने छन्।

19 तिनीहरूले तिनीहरूको चाँदीको मूर्तिहरू सडकमा फर्काइदिने छन्। तिनीहरूको आफ्नो सुनको मूर्तिहरू अशुद्ध चीज जस्तै हुनेछन्। किन? किनकि जब परमप्रभुले क्रोध प्रकट गर्नु भयो त्यति बेला मूर्तिहरूले तिनीहरूलाई बचाउँन सकेन। ती मूर्तिहरू मानिसका निम्ति पतनको जाल अतिरिक्त अरु थिएनन्। ती मूर्तिहरूले मानिसहरूलाई खाने कुरा दिन सकेनन्। ती मूर्तिहरूले तिनीहरूको पेटमा अन्न पुर्‍याएनन्।

20 “ती मानिसहरूले तिनीहरूको सुन्दर गहना उपयोग गरेर मूर्ति बनाए। तिनीहरूले त्यो मूर्तिमाथि घमण्ड गरे। तिनीहरूले तिनीहरूको डरलाग्दो मूर्तिहरू बनाए। तिनीहरूले अपवित्र चीजहरूको बनाए। त्यसकारण म तिनीहरूलाई अशुद्ध चीज जस्तै फर्काइदिनेछु।

21 म तिनीहरूलाई विदेशीहरूको हातमा छोडिदिनेछु। ती विदेशीहरूले तिनीहरूको हाँसो उडाउनेछन्। ती विदेशीहरूले तिनीहरू मध्ये कतिलाई मार्नेछन अनि कतिलाई बन्दी बनाउँनेछन्।

22 म आफ्नो अनुहार तिनीहरूदेखि फर्काउनेछु तिनीहरूलाई हेर्नेछैन। ती विदेशीहरूले मेरो मन्दिर भत्काउनेछन् तिनीहरू त्यो पवित्र भवनको गुप्त भागमा जान्छन् अनि त्यसलाई अपवित्र बनाउनेछन्।

23 “केदीहरूकानिम्ति साङ्गाली तयार पार! किन? किनभने धेरै मानिसहरूलाई अरू मानिसहरू मारेको खातिर दण्ड दिनेछ। त्यहाँ शहरका प्रत्येक ठाउँहरूमा अत्याचार फैलिने छ।

24 म अरू देशहरूबाट दृष्ट मानिसहरू ल्याउँनेछु। अनि ती दृष्ट मानिसहरूले सबै इस्राएलका मानिसहरूका घरहरू पाउनेछन्। म सबै शक्तिशाली मानिसहरूलाई रमणडी हुनुबाट रोक्नेछु। अरू देशहरूका ती मानिसहरूले तिमीहरूको पूजा गर्ने सबै स्थानहरू लिनेछन्।

25 “तिमीहरू मानिसको डरले काम्ने छौ। तिमीहरू शान्ति खोज्नेछौ तर त्यहाँ पाउने छैनौ।

26 तिमीले एक पछि एक गर्दै दुःखको कथा सुन्ने छौ। तिमीले नराप्पो खबर बाहेक अरू केही सुन्ने छैनौ। तिमीले आमवक्ताको खोजी गरेर दर्शन सोध्नेछौ, तर तिमीहरूले केही पनि पाउने छैनौ। पूजाहारीसँग तिमीहरूलाई दिने व्यवस्थाको शिक्षा केही पनि हुने छैन अनि बूढा-प्रधानहरूसँग तिमीलाई दिने राम्रो सल्लाह हुनेछैन।

27 तिमीहरूको राजा तिनीहरूको निम्ति स्नेहज्जु जो मरिसकेको छ। अगुवाहरूले शोक वज्र लगाउने छन्। साधरण मानिसहरू अत्यन्तै डराउनेछन्। किन? किनकि म त्यसको बदला लिन्छु जुन तिमीहरूले गरेका छन्। म तिमीहरूलाई निश्चय दण्ड दिनेछु। त्यति बेला तिनीहरूले सम्झने छन् कि म नै परमप्रभु हँ।”

8

1 एक दिन म आफ्नो घरमा बसिरहेका थिएँ अनि यहूदाको बूढा-प्रधानहरू त्यहाँ मेरो छेउमा बसेका थिए। यो देशबाट निकालिएको छैटौँ वर्षको छैटौँ महिनाको पाचौँ दिनको कुरा हो। अचानक परमप्रभु मेरो मालिकको शक्ति मकहाँ आयो।

2 मैले देखेँ त्यो आगो जस्तै थियो। एउटा मानिसको शरीर जस्तै देखिँदै थियो। कम्मरमुनि त्यो आगो जस्तै थियो। कम्मरमाथि त्यो आगोले टल्काएको पीतल जस्तै चहकिलो थियो।

3 तब मैले केही हात जस्तै देखिने पसारेको देखेँ। त्यो हातले मेरो टाउकाको कपाल समातेर मलाई उठायो। तब बतसले मलाई हावामा उचाल्यो अनि मलाई यस्तैले म लिएर गयो। परमेश्वरको दर्शनमा हातले मलाई उत्तर तिर फर्केको मन्दिरको भित्री ढोकाका पुर्यायो। परमप्रभुलाई डाह गराउने मूर्ति त्यहाँ थियो।

4 त्यहाँ इस्राएलका परमेश्वरको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शनको कबारको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शन कबारको खोल्चामा देखे।

5 परमप्रभु मसित बोल्नुभयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। उत्तर पट्टि हेर!” यसकारण मैले उत्तर पट्टि हेरेँ। अनि त्यहाँ मूल ढोकाको वेदी द्वारको उत्तरपट्टि त्यो मूर्ति थियो, जुन प्रति परमेश्वरको डाह, हुन्थ्यो।

6 तब परमेश्वरले मलाई भन्नुभयो, “मानिसको छोरो! के तिमीले देख्यौ इस्राएलका मानिसहरूले कति डरलाग्दा कुराहरू गरिरहेका छन्? तिनीहरूले त्यो चीज यहाँ मेरो मन्दिरको छेउमा बनाएकोछ। यदि तिमी मसँग आयो भने त्यो भन्दा पनि अझै भयंकर चीजहरू देख्छौ।”

7 यसकारण म चोकको प्रवेशद्वारमा गएँ अनि मैले भित्तामा एउटा प्वाल देखेँ।

8 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो। त्यो भित्ताको प्वाल भित्र पसा।” यसकारण म भित्ताको प्वाल भएँ अनि यहाँ मैले एउटा ढोका देखेँ।

9 तब परमेश्वरले मलाई भन्नुभयो, “भित्र जाऊ, अनि ती डरलाग्दा दृष्ट कामहरू हेर, जुन मानिसहरूले यहाँ गरिरहेका छन्।”

10 यसकारण म भित्र गएँ अनि हेरेँ। मैले त्यहाँ सबै किसिमको घसने जन्तुहरू, धिनलाग्दा पशुहरू र इस्राएलको घरानाका सबै मूर्तिहरूका चित्रहरू बनाएको देखेँ, जसको विषयमा सोचन पनि धिन लाग्छ। ती इस्राएलका मानिसहरूले पूज्ने देव-मूर्तिहरू अपवित्र थिए। त्यहाँ ती जनावरहरूको चित्र प्रत्येक भित्तामा चौरतिर खोपेको थियो।

11 तब मैले ध्यान दिएँ कि शापानको छोरा याजन्याह अनि इस्राएलका सतरीजना बूढा-प्रधानहरू त्यस स्थानमा पूजा गर्नेहरूसित थिए। त्यहाँ तिनीहरू मानिसहरूको ठीक छेउमा थिए। अनि प्रत्येक अगुवाहरूको हातमा आ-आफ्नो सुगन्धित धूपको थाल थियो। बल्दै गरेको धूपको धूवाँ हावामा उड्दै थियो।

12 तब परमेश्वरले मसित भन्नुभयो, “हे मानिसको छोरो के तिमी देख्दैछौ इस्राएलको बूढा-प्रधानहरू अँध्यारोमा के गर्दाइरहेछन्? प्रत्येक मानिससँग आ-आफ्नो झटो देवताका निम्ति एउटा विशेष कोठा छ। तिनीहरू आपसमा यसो भनेर कुरा गर्छन्, ‘परमप्रभुले हामीलाई देख्नु हुँदैन र परमप्रभुले यस देशलाई छोडिसक्नु भएको छ।’”

13 तब परमप्रभुले मलाई भन्नुभयो, “यदि तिमी मसँग आयो भने ती मानिसहरूले गर्दै गरेको डरलाग्दो कामहरू तिमीले देख्छौ।”

14 तब परमेश्वरले मलाई परमप्रभुको मन्दिरको प्रवेश द्वारमा लिएर जानुभयो। यो द्वार उत्तरपट्टि थियो। त्यहाँ मैले शीहरू बसेर स्तंभ गरेको देखे। तिनीहरू झट्ट देवता तम्पुजको विषयमा शोक मनाइरहेका थिए।

15 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तिमीले ती भयंकर कुराहरू देखिरहेकाछौ? मेरो साथमा आऊ अनि तिमीले यो भयंकर चीजहरू देख्छौ?”

16 तब उहाँले मलाई परमप्रभुको मन्दिरको भित्री चोकमा लिएर जानुभयो। त्यस ठाउँमा मैले पच्चीस जना मानिसहरू तल निहुरे पूजा गर्दै गरेको देखेँ। त्यो दलान अनि वेदीको बीचमा थियो। तर तिनीहरू गलत दिशातिर फर्केर उभिएका थिए। तिनीहरूको ढाड पवित्रस्थान पट्टि थियो। तिनीहरू सूर्यको पूजा गर्नका निम्ति तल निहुरिएका थिए।

17 तब परमेश्वरले भन्नुभयो, “मानिसको छोरो, तिमी यो देख्दैछौ? यहूदाका मानिसहरूले त्यो मेरो मन्दिरलाई यति महत्वहीन सम्झन्छन् कि तिनीहरूले यस्तो डरलाग्दा कुराहरू गर्छन्। यो देश हिसाले भरिएको छ। तिनीहरूले मलाई निरन्तर रिस उठाउने काम गर्छन्। हेर, तिनीहरूले आफ्नो नाकमा मर्खहरूले झैं कुण्डल पनि घुसाउँछन्।

18 म तिनीहरूमाथि आफ्नो क्रोध प्रकट गर्नेछु, म तिनीहरूमाथि कुनै दया राख्ने छैन। म तिनीहरूको निम्ति दुःख अनुभव गर्ने छैन। तिनीहरू मलाई उच्च स्वरले बोलाउने छन्, तर म सुन्न अस्वीकार गरिदिनेछु।”

9

1 तब परमेश्वरले शहरमा दण्ड दिनको निम्ति उत्तरदायी प्रमुखहरूलाई ठूलो स्वरले बोलाउनुभयो प्रत्येक प्रमुखको हातमा उसको आफ्नो ध्वंशक हतियार थियो।

2 तब मैले छ जना मानिसहरू माथिल्लो ढोकाबाट सडकमा आउँदै गरेको देखें। त्यो ढोका उत्तरपट्टि थियो। प्रत्येक मानिसले आफैलाई नाश गर्ने हतियार आ-आफ्नो हातमा लिएका थिए। ती मानिसहरू मध्ये एक जनाले सूती लुगा लगाएको थियो। उसले कम्मरमा मसीदानी भिरेको थियो। तिनीहरू मन्दिरभित्र गएर काँसाको वेदीको छेउमा उभिए।

3 तब इस्राएलका परमेश्वरको महिमा करूब स्वर्गदूतहरू कहाँ गयो जहाँ उहाँ हुनुहुन्थ्यो। तब महिमा मन्दिरको ढोकामा गयो। जब त्यो संघारमा उभियो तब महिमाले जसले सूतीको लुगा लगाएर लेखेको लेखे साधानहरू लिएको थियो त्यस मानिसलाई बोलायो।

4 तब परमप्रभुले उसलाई भन्नुभयो, “यस्शलेम शहरबाट भएर जाऊ। त्यो शहरमा मानिसहरू तिनीहरूप्रति गरिएको डरलाग्दो चीजहरूको विषयमा दुःखी छन् अनि आपतमा छन्, तिनीहरू प्रत्येकको निधारमा एउटा चिन्ह लगाई देऊ।”

5-6 तब मैले परमेश्वरले अरू छ जना मानिसहरूसित कुरा गरेको सुनें, “म चाहन्छु कि तिमी प्रथम मानिसलाई अनुसरण गर। तिमीले ती सबै मानिसहरूलाई मार जसको निधारमा चिन्ह छैन। यो केही नसोच कि बूढा-मानिस, युवक, युवती, नानी अथवा आमाहरू हुन् भनेर। तिनीहरू माझ जसको निधारमा चिन्ह छैन प्रत्येकलाई मार्न तिमीले तिप्रो हतियारहरू प्रयोग गर्नु पर्छ। कुनै दया नदेखाऊ। तिनीहरूलाई नछोड यहाँ मेरो मन्दिरबाट शुरु गर।” यसकारण तिनीहरूले मन्दिर भित्रको बूढा-पाकाहरूबाट शुरु गरे।

7 परमेश्वरले उसलाई भन्नुभयो, “यो मन्दिरलाई अपवित्र बनाइदेऊ। यो चोकहरू लाशले भरिदेऊ।” यसकारण तिनीहरू गए अनि तिनीहरूले शहरमा मानिसहरू मार्न थाले।

8 जब ती मानिसहरूले, मानिसहरूलाई मार्न गए, त्यति बेला म त्यही उभिरहें। मैले मेरो शिर भुईँतिर निहुराएर कराए, “परमप्रभु मेरो मालिक तपाईं यस्शलेमको विरुद्ध क्रोध प्रकट गर्नका निम्ति तपाईंले इस्राएलमा बाँचेका सबै मानिसहरू मर्दिनुहुन्छ?”

9 परमेश्वरले भन्नुभयो, “इस्राएल अनि यहूदाका परिवारले अत्यन्तै पाप गरेका छन्। यस देशमा सम्पूर्ण मानिसहरूको हत्या भइरहेकोछ अनि यो शहर अपराधले भरिएकोछ। किन? किनभने मानिसहरू स्वयं भन्छन्, ‘परमप्रभुले यो देश छोडेर जानु भयो। उहाँले हामीलाई यी कामहरू गरिरहेको हेर्न सक्नु हुन्न।’

10 अनि म दया देखाउने छैन। म तिनीहरूका निम्ति अफसोस अनुभव गर्ने छैन। तिनीहरू स्वयंले यो बोलाएका हुन्, म यिनीहरूलाई मात्र दण्ड दिँदछु जसको यिनीहरू पात्र हुन्।”

11 तब सूती लुगा लगाएर लेखकको लेखे साधानहरू लिने मानिस बोल्यो। उसले भन्यो, “मैले त्यो गरे जुन तपाईंले आज्ञा दिनु भएको थियो।”

10

1 तब मैले त्यो बटुका देखें जुन करूब स्वर्गदूतको शिरमाथि थियो। बटुका नीलमणि जस्तै स्वच्छ नीलो थियो। त्यहाँ बटुकामाथि सिंहासन जस्तो केही चीज देखिन्थ्यो।

2 तब सिंहासनमा बसे मानिसले मिहिन सूती लुगा लगाएको मानिससित भन्नुभयो, “करूब स्वर्गदूतको मुनि रहेको पाङ्ग्राहरूको माझमा आऊ। करूब स्वर्गदूतको बीचबाट जलिरहेको कोइला हातमा लेऊ। जल्दै गरेको कोइलाहरू लैजाऊ अनि तिनीहरूलाई यस्शलेमको शहरमाथि फर्काइदेऊ।”

मैले हेरिरहेको थिए मानिस भित्र गयो।

3 जब त्यो मानिस भित्र पस्यो करूब स्वर्गदूत त्यस समय मन्दिरको दक्षिणपट्टि उभिरहेको थियो, भित्री चोक बादलले भरियो।

4 तब परमप्रभुको महिमा करूब स्वर्गदूतबाट अलग भएर मन्दिरको ढोकामा गयो। बादल मन्दिरमा भरियो अनि परमप्रभुको महिमाले चोक पूरै भरियो।

5 तब मैले करूब स्वर्गदूतको जोडसित पंखेटा फटफटाएको आवाज चोकमा सुनें। चोकमा फटफटाहट बढे जोडसित थियो। सर्वशक्तिमान परमेश्वर बोल्नु भए झैं त्यो फटफटाहटको आवाज जोडेले सुनिन्थ्यो।

6 परमेश्वरले मिहिन सूतीको लुगा लगाउने मानिसलाई आज्ञा दिनुभयो। परमेश्वरले उसलाई पाङ्ग्राहरूको बीचमा जाने आज्ञा दिनुभयो अनि करूब स्वर्गदूतको मुनिबाट बल्दै गरेको कोइला ल्याउन लगाउनु भयो। यसकारण ऊ पाङ्ग्राहरूको बीचमा पस्यो अनि पाङ्ग्राहरू मध्ये एउटा पाङ्ग्राको छेउमा उभियो।

7 करूब स्वर्गदूतले आफ्नो हात पसारो अनि करूब स्वर्गदूतको क्षेत्रको बीचमा बल्दै गरेको अलिकति कोइला लिएर गयो। उसले त्यो कोइला त्यस मानिसको हातमा राखिदियो।

8 (करूब स्वर्गदूतको पंखेटाको मुनि यस्तो चीज थियो जुन हेर्दा मानिसको हात जस्तै देखिन्थ्यो।)

9 तब मैले देखें कि त्यहाँ चारवटा पाङ्ग्राहरू थिए। प्रत्येक करूब स्वर्गदूतको छेउमा एउटा पाङ्ग्रा थियो। अनि त्यो पाङ्ग्रा स्वच्छ पहेलो रंगको थियो।

10 त्यहाँ चारवटा पाङ्ग्राहरू थिए अनि सबै पाङ्ग्राहरू एक समानका थिए। त्यो यस्तो देखिन्थ्यो कि मानौं एउटा पाङ्ग्रा अर्को पाङ्ग्राभित्र थियो।

11 जब पाङ्ग्राहरू हिँड्थे, तिनीहरू कुनै पनि दिशामा जान सक्थे। तर तिनीहरू पछि फर्कँदैन थिए। तिनीहरू जति बेला हिँड्थे सबै एकै साथ हिँड्थे। त्यो त्यस दिशामा हिँड्थ्यो जता त्यसको मुख फर्केको हुन्थ्यो। पछि नहेरी तिनीहरू हिँड्थे।

12 त्यसको सम्पूर्ण शरीरमा नै आँखा थियो। त्यसको पीठ, हात, त्यसको पंखेटा अनि पाङ्ग्रामा आँखा थियो। हो चारै पाङ्ग्रामा आँखा थियो।

13 ती पाङ्ग्राहरूलाई, “हरूब घुम्ने पाङ्ग्रा” भनेको मैले सुनें।

14-15 प्रत्येक करूब स्वर्गदूतको चारवटा अनुहारहरू थिए। पहिलो अनुहार करूबको थियो। दोस्रो अनुहार मानिसको थियो। तेस्रो अनुहार सिंहको थियो अनि चौथो गरूडको थियो। (तब मलाई थाहा भयो कि ती करूब स्वर्गदूत तिनीहरू नै थिए जुन मैले कबार नदीमा दर्शनमा देखेको थिएँ।)

तब करूबहरू हावामाथि उडे।

16 तिनीहरूसित पाङ्ग्रा पनि उड्यो। पाङ्ग्राले आफ्नो दिशा त्यस बेला सम्म बदली गरेन जति बेला सम्म करूब स्वर्गदूतहरूले पंखेटा खोलेर हावामा उडेनन्।

17 यदि करूब स्वर्गदूतहरू शान्तिसँग उभिए पाङ्ग्रा पनि उभिनसक्थ्यो। किन? किनकि त्यसमा प्राणीहरूको आत्माको शक्ति थियो।

18 त्यसपछि परमप्रभुको महिमा मन्दिरको सँघारबाट उठ्यो अनि करूब स्वर्गदूतहरूको स्थानमाथि गएर रोकियो।

19 त्यसपछि करूब स्वर्गदूतहरूले आफ्नो पंखेटा खोलेर हावामा उडे। मैले उनलाई मन्दिर छोड्दै गरेको देखें। पाङ्ग्रा उनकै साथमा गयो। त्यसपछि उनी परमप्रभुको मन्दिरको पूर्वी ढोकामा गएर बसे। इस्राएलको परमेश्वरको महिमा हावामा तिनीहरूमाथि थियो।

20 त्यसपछि मैले इस्राएलको परमेश्वरको महिमामाको तल प्राणीहरूको कबार नदीको दर्शनमा याद गरे अनि मैले अनुभव गरे कि त्यो प्राणी करूब स्वर्गदूत थियो।

- 21 प्रत्येक प्राणीको चारवटा मुख औ चारवटा पंखेटा थिए। पंखेटाको तल यस्तो चीज थियो जुन चीज मानिसको हात जस्तो देखिन्थ्यो।
 22 कस्तब स्वर्गदूतको त्यही चारवटा मुख थियो जुन कबार नदीको दर्शनमा प्राणीहरूको थियो अनि त्यो सिधै अघाडि त्यस दिशा तर्फ हेर्ने जुन दिशा तर्फ तिनीहरू गएहेका हुन्थे।

11

1 तब हावले मलाई परमप्रभुको मन्दिरको पूर्वी ढोकामा लायो। त्यस ढोका पूर्वपट्टि फर्केको थियो, जताबाट सूर्य उदय हुन्थ्यो। मैले त्यस मूल ढोकाको प्रवेशमा पच्चीस जना मानिसहरू देखे। अज्ज्वरको छोरा याजन्याह तिनीहरूसित थिए अनि बनायाहको छोरा पलत्याह दुबै जना मानिसहरूको अगुवा त्यहाँ थिए।

2 त्यसपछि परमेश्वर मसित बोल्नु भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। यिनीहरू ती मानिसहरू हुन् जसले शहरमा नराप्पो योजनाहरू बनाउँछन्। तिनीहरूले मानिसहरूलाई नराप्पो काम गर्न उस्काउँछन्।

3 तिनीहरू भन्छन्, ‘हामीहरू फेरि चाँडै आफ्नो घर बनाउँदैनौं? यो शहर एउटा भाँडा हो र हामी मासु हौं।’*
 4 तिमीले मानिसहरूसँग मेरो निम्ति कुरा गर्नुपर्छ। मानिसको छोरो जाऊ र मानिसहरूलाई अगमवाणी गर।”

5 तब परमप्रभुका आत्मा ममाथि आउनु भयो र मलाई भन्नुभयो, “तिनीहरूलाई भन परमप्रभुले यी सबै कुरा भन्नु हुँदछ इसाएलका घरानाहरू, तिमीहरूले त्तो योजना बनाउँदछौ। तर मलाई थाहा छ तिमीहरूले के सोचिरहेकाछौ।

6 तिमीले यो शहरको धेरै मानिसहरू मार्यौ। तिमीले सडकको गल्लीहरू मारिएका मानिसहरूको लाशले भरिदियो।

7 अब हाम्रा परमप्रभु यसो भन्नु हुन्छ, ‘यी सबै लाशहरू मासु हो अनि शहर भाँडा हो। तर उनी (नबकदनेसर) आउनेछन अनि तिमीहरूलाई यो सुरक्षाको भाँडाबाट लिएर जानेछन्।

8 तिमी तरवारसँग भयभीत छौ। तर म तिम्रो विरुद्ध तरवार लिएर आउँदछु।” परमप्रभु हाम्रो मालिकले यी सबै कुरा भन्नुभयो। यसकारण यो घट्ने छ।

9 परमेश्वरले यो पनि भन्नुभयो, “म तिमीहरूलाई यो शहरबाट बाहिर निकाल्नेछु अनि तिमीहरूलाई अपरिचितहरूको हातमा सुम्पिदिनेछु। म तिमीहरूलाई दण्ड दिनेछु।

10 तिमीहरू तरवारद्वारा मारिनेछौ। म तिमीहरूलाई त्यहाँ इसाएलमा दण्ड दिनेछु, यसकारण तिमीहरूले सम्झनेछौ कि त्यो म हुँ जसले तिमीहरूलाई दण्ड दिँदछु, म परमप्रभु हुँ।

11 हो, यो स्थान पकाउने कराही हुनेछ अनि तिमीहरू यसमा मासु हुनेछौ जुन भुटिन्छ। म तिमीहरूलाई यहाँ इसाएलमा दण्ड दिनेछु।

12 त्यसपछि तिमीहरूले जान्नेछौ कि म नै परमप्रभु हुँ। त्यो मेरो नियम थियो जुन तिमीले तोखौ। तिमीले मेरो नियमहरू पालन गरेनौ। तिमीले आफ्नो चोरितरको राष्ट्रका मानिसहरू जस्तै बसे निर्णय गर्यो।”

13 मैले परमेश्वरको निम्ति बोल्न समाप्त गर्ने साथ, बनायाहको छोरा पलत्याह मरे। म पृथ्वीमा लडे। मैले पृथ्वीमा टाउको टेके र भने, “हाय! परमप्रभु मेरा मालिक के तपाईं इसाएलका सबै बाँचेका मानिसहरूलाई सम्पूर्ण रूपले नाश गर्न तयार हुनुहुन्छ?”

14 तर त्यसपछि परमप्रभुको वचन मैले प्राप्त गरे। उहाँले भन्नुभयो,

15 “मानिसको छोरो! तिमी इसाएलको परिवारको आफ्ना दाजु-भाइहरूलाई सम्झना गर जसलाई आफ्नो देश छोडनलाई बाध्य गरिएको थियो। तर म तिनीहरूलाई फर्काई ल्याउनेछु। तर यहाँ यस्शलेमका बासिन्दाहरूले भन्दैछन्, ‘तिनीहरू परमप्रभुबाट टाढो गए। यो भूमि हामीलाई दिइसकेकोछ यो हाम्रो हो।’

16 “यसकारण मानिसहरूसँग भन परमप्रभु हाम्रा मालिक भन्नु हुन्छ, ‘यो साँचो हो कि मैले आफ्नो मानिसहरूलाई टाढो भूमिहरूमा जानको निम्ति बाध्य गरे। मैले नै तिनीहरूलाई धेरै देशहरूमा तितर-बितर पारे। ती भूमिहरूमा म तिनीहरूको निम्ति केही समय मन्दिर हुनेछ।

17 यसकारण तिमीले तिनीहरूलाई भन्नु पर्छ कि परमप्रभु तिनीहरूको मालिकले तिनीहरूलाई फेरि फर्काएर ल्याउनु हुन्छ। मैले तिमीहरूलाई धेरै देशहरूमा छरिदिँ। तर म तिमीहरूलाई एक ठाँउमा जम्मा गर्नेछु अनि ती देशहरूबाट तिमीहरूलाई फर्काएर ल्याउनेछु। म इसाएलको प्रदेश तिमीहरूलाई फेरि दिनेछु।

18 अनि जब हाम्रा मानिसहरू फर्कन्छन् त्यसबेला तिनीहरूले त्यो सबै डरलाग्दा कुहिएको देव-मूर्तिहरू जुन अहिले यहाँ छ नष्ट गरिदिनेछन्।

19 म तिनीहरूलाई एकैसाथ ल्याउनेछु अनि तिनीहरूलाई एउटै मानिस जस्तै बनाउनेछु। म तिनीहरूमा नया आत्मा भर्नेछु। म तिनीहरूको ढुङ्गाको हृदय तोडेर त्यो ठाँउमा साँचो हृदय भरिदिनेछु।

20 तब तिनीहरूले मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो नियमहरू पालन गर्नेछन्, तिनीहरूले त्यो काम गर्नेछन् जुन म गर्न लगाउँछु। तिनीहरू साँचे मेरो प्रजा हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुनेछु।”

21 त्यसपछि परमेश्वरले भन्नुभयो, “तर यस समय उहाँको हृदय डरलाग्दा कुहिएको मूर्ति भइसकेको छ। मैले ती मानिसहरूलाई तिनीहरूको नराप्पो कामको निम्ति दण्ड दिनुपर्छ जुन तिनीहरूले गरेका छन्।” मेरा स्वामी परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो।

22 तबपछि कस्तब स्वर्गदूतले आफ्नो पंखेटा फट्टफटायो अनि हावामाथि उड्यो। पाङ्गा तिनीहरूसितै गयो। इसाएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो।

23 परमप्रभुको महिमामाथि हावामा उठ्यो अनि उसले यस्शलेम छोडि दियो। अनि केही क्षणको लागि यस्शलेमको पूर्वी पहाडमा गए बस्यो।

24 तब वतासले मलाई हावामाथि उठायो अनि फेरि बाबेल पुरायो, ती मानिसहरूकहाँ पुरायो जुन मानिसहरूलाई इसाएल छोड्नुको निम्ति बाध्य गराइएको थियो। त्यसपछि दर्शनमा परमेश्वरको आत्मा हावामा उठाउनुभयो अनि मलाई छोडियो। मैले ती सबै चीजहरू परमेश्वरको दर्शनमा देखे।

25 त्यसपछि मैले निर्वासित मानिसहरूसँग कुरा गरे। मैले ती सबै कुराहरू बताए जुन परमप्रभुले मलाई देखाउनु भएको थियो।

12

1 त्यसपछि परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,

2 “हे मानिसको छोरो, तिमी विद्रोही मानिसहरूसँग बस्छौ। तिनीहरू सधैं मेरो विरुद्धमा गएका छन्। हेर्नको निम्ति तिनीहरूका आँखा छन्, जे जति मैले तिनीहरूको निम्ति गरे। तर तिनीहरूले त्यो देखेनन। सुन्ने कान छन्, जे जति मैले तिनीहरूलाई गर्नु भने तिनीहरूले सुनेनन। किन? किनकि ती विद्रोहीहरू हुन्।

* 11:3: यो शहर ... मासु हौ यसको अर्थ हो तिनीहरू यस्शलेममा सुरक्षित छन् जस्तो मासु भाँडाभित्र सुरक्षित रहन्छ।

3 यसकारण, हे मानिसको छोरो! आफ्नो समान तयार पार। यस्तो ब्यावहार गर मानौ तिमी कुनै टाढो देशमा गइरहेकोछौ। यो यस्तो प्रकारले गर कि मानिसहरूले हेरेको हेरेकै छन सम्भव छ तिमीहरूले तिमीमाथि ध्यान दिनेछन्, तर ती मानिसहरू एकदमै विद्रोही हुन्।

4 “दिउँसोको समयमा तिमी आफ्नो समान यस्तो प्रकारले बाहिर निकाल कि मानिसहरूले तिमीलाई हेरेको हेरेकै हुन्। त्यसपछि साँझमा यस्तो देखावटी गर कि तिमी टाढा देशमा एउटा बन्दी जस्तै जाँदैछौ।

5 मानिसको आँखाको अगाडी पर्खालमा प्वाल बनाऊ अनि त्यो पर्खालको प्वालबाट बाहिर जाऊ।

6 राती आफ्नो समान काँधमा राख अनि त्यस स्थान छोडीदिऊ। आफ्नो मुख छोप, जसद्वारा तिमीले देख्न नपरोस् कि तिमी कहाँ गई रहेकाछौ। यो काम तिमीले यस्तो प्रकारले गर कि कसैले देख्न नसकोस्। किन? किनकि म तिमीलाई इश्राएलको परिवारको लागि एउटा उदाहरणको रूपमा प्रयोग गर्दैछु।”

7 यसैकारण मैले आज्ञा गरे अनुसार गरे। दिउँसो मैले आफ्नो समान उठाएँ अनि यस्तो देखावटी गरे मानौ म कुनै टाढो देश जाँदैछु। त्यो साँझ मैले आफ्नो हातको उपयोग गरेँ अनि भितामा प्वाल बनाएँ। राती मैले आफ्नो समान काँधमा राखेँ अनि गएँ। मैले यो सब यसप्रकारले गरेँ कि सबैले मलाई देखेकोस।

8 भोलि पल्ट बिहान मैले परमप्रभुको वचन प्राप्त गरेँ। उहाँले भन्नुभयो,

9 “हे मानिसको छोरो, के इश्राएलका ती विद्रोहीहरूले तिमीलाई सोधे तिमीले के गर्दैछौ भनेर?

10 तिमीहरूलाई भन कि परमप्रभु तिमीहरूका मालिकले यो कुरा बताउनु भयो। यो दुःखको सन्देश यस्शलेमका बृद्ध-प्रधानहरू अनि यस्शलेममा बसे इश्राएलका सबै मानिसहरूको विषयमा हो।

11 तिमीहरूलाई भन, ‘म तिमीहरू सबैका लागि उदाहरण हुँ। मैले जे-जे गरे त्यो तिमीहरू सबैको निम्ति वास्तविक हुनेछ।’ तिमीहरू कैदीहरू जस्तो जान बाध्य हुनेछन्।

12 तिमीहरूका अगावहरूले आफ्नो सामन उसकै काँधमा लैजानेछन्। उसले भितामा प्वाल बनाई गुप्त रूपमा भागेर जाने छन्। उसले आफ्नो मुख छोपेछ ताकि उ कहाँ जाँदैछ आफ्नो आँखाले देखेन।

13 उसले भाने कोशिश गर्नेछ, तर म (परमेश्वर) उसलाई समातिहाल्नेछु। ऊ मेरो जालमा फँसेछ अनि म उसलाई कल्दीहरूको देश बाबेलमा लिएर जानेछु। तर उसले यो देख्न सक्नेछ त्यो त्यहाँ मनेछ।

14 म राजाका मानिसहरूलाई बाध्य गर्नेछु कि तिनीहरू इश्राएलको चारै तिर विदेशमा बस्न। म उनको सेनालाई तितर-बितर पार्नेछु अनि शत्रुको सेना उनको पछि लाग्नेछ।

15 त्यसपछि तिनीहरूले बुझ्छन् कि म नै परमप्रभु हुँ। तिनीहरूले सम्झनेछन् कि मैले नै तिनीहरूलाई देशबाट तितर-बितर पारेँ। तिनीहरूले सम्झने छन् कि मैले तिनीहरूलाई अरु देशहरूमा जान बाध्य पारेँ।

16 “तर म कतिपय मानिसहरूलाई जीवित राख्छु। तिनीहरू रोग, अनिकाल र युद्धद्वारा मर्ने छैनन्। म तिनीहरूलाई यसकारण जीवित राख्छु कि तिनीहरू अन्य मानिसहरूसँग त्यो धनलागदो कामको बारेमा भन्न नसक्नु जुन तिनीहरूले मेरो विरुद्ध गरे। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”

17 तब फेरि परमप्रभुको वचन मकहाँ आयो र त्यसले भन्यो,

18 “हे मानिसको छोरो, तिमीले यस्तो गर्नुपर्छ मानौ तिमी भयभीत छौ। तिमी जब खान्छौ काम्नु पर्छ। तिमीले पानी पिउँदा चिन्तित अनि भयभीत भएर झै हुनुपर्छ।

19 तिमीले यी साधारण जनतासित भन्नुपर्छ। तिमीले भन्नुपर्छ, ‘परमप्रभु हाम्रो मालिक यस्शलेमको बासिन्दाहरू अनि इश्राएलको अन्य भागका मानिसहरूसँग यसो भन्नुहुन्छ। मानिसहरू, तिमीहरूले खाना खाँदा अफसोसमा पार्नुपर्छ। तिमीहरू पानी पिउँदा सधैं भयभीत हुनेछौ। किनकि त्यहाँ बसो-बास गर्नेहरूको हिसाले गर्दा तिमीहरूको देशको सबै सामानहरू नष्ट हुनेछ।

20 तिमीहरूको शहरमा यति बेला धेरै मानिसहरू बस्दैछन् तर त्यो शहर नष्ट भएर जान्छ। तिम्रो घुरे देश नष्ट भएर जानेछ। त्यसपछि तिमीले बुझ्नेछौ कि म नै परमप्रभु हुँ।”

21 तब परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,

22 “हे मानिसको छोरो, इश्राएल देशको विषयमा मानिसहरूले यो उखान किन सुनाउँछन्:

‘विपत्ति चाँडै आउँदैन,
दर्शन कहिल्यै हुँदैन।’

23 “ती मानिसहरूसँग भन कि परमप्रभु तिमीहरूका मालिकले यो उखान पढन बन्द गरिदिनु हुन्छ। तिनीहरू इश्राएलको बारेमा यो कुरा कहिल्यै पनि भन्दैनन्। अब तिनीहरू यो उखान सुनाउँछन्:

‘विपत्ति चाँडै आउँछ,
दर्शन पूरा हुनेछ।’

24 “यो सत्य हो कि इश्राएलमा कहिल्यै पनि झटो दर्शन हुँदैन। अब यस्तो जादु गर्नेहरू भविष्यमा हुँदैनन्, जसले यस्तो अगमवाणी गर्छ त्यो साँचो हुँदैन।

25 किन? किनभने म परमप्रभु हुँ। अनि म त्यही भन्छु, जुन मलाई भन्न मन लाग्छ। अनि त्यही घट्नेछ अनि म घटना काललाई लामो तान्न दिनेछेन। ती विपत्तिहरू चाँडै आउँदैनन् तिम्रो आफ्नो जीवनकाल मानि। विद्रोही मानिसहरू! जब म केही भन्छु त्यो पूरा गरेनै छाड्छु।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

26 तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

27 “हे मानिसको छोरो, इश्राएलका मानिसहरू सोच्छन् जे दर्शन म तिमीलाई दिन्छु त्यो भविष्यमा घट्नेछ। तिनीहरू सम्झनछन् जुन विपत्तिहरूको विषयमा तिमी कुरा गर्छौ त्यो आज भन्दा धेरै वर्ष पछि घट्नेछ।

28 यसकारण तिमीले उनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नु हुन्छ म अझ ज्यादा ढीलो गर्न सक्तिन, यदि म हुनेछ भन्छु, त्यो भएनै छाड्नेछ।’ ” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

13

- 1 त्यसपछि परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,
- 2 “हे मानिसको छोरो, तिमीले इस्राएलको अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूले वास्तवमा मेरो निम्ति कुरा गरेकोछैन। ती अगमवक्ताहरू त्यही भन्छन् जुन उनीहरूले भन्न खोज्दछन्। यसकारण तिमीले उसँग कुरा गर्नु पर्छ। उसँग यो कुरा भन, ‘परमप्रभुबाट प्राप्त भएको यो वचन सुन!
- 3 परमप्रभु मेरो मालिक यो वचन दिनुहुन्छ। मूर्ख अगमवक्ताहरू! तिमीहरूमाथि आपत आई लाग्ने छ। तिमीहरू आफ्नो आत्माको अनुसरण गरि रहेका छौ। तिमीहरूसँग त्यो भनेका छैनन् जुन तिमीले सौँचै दर्शनहरूमा देख्छौ।
- 4 “ इस्राएलीहरू तिमीहरूका अगमवक्ताहरू त्यो सुनसान भत्केको ठाउँहरूमा बस्ने स्थानहरू जस्तै भएकाछन्।
- 5 तिमीहरूले शहरको भत्केको पर्खालको नजिक सैनिकहरू बस् दिएनौ। तिमीहरूले इस्राएलको परिवारको रक्षाको निम्ति पर्खालहरू बनाएनौ। यसकारण परमप्रभुको निम्ति जब तिमीहरूलाई दण्ड दिने समय आउँछ त्यतिबेला तिमीहरू युद्धमा हार्नेछौ।
- 6 “ झूटा अगमवक्ताहरूले भने, तिनीहरूले दर्शन देखेकाछन्। तिनीहरूले तिनीहरूको तन्त्र मन्त्र गरेर भने कि घटनाहरू हुन्छन्। तर तिनीहरूले झूटो बोले। तिनीहरूले भने परमप्रभुले तिनीहरूलाई पठाउनु भयो तर तिनीहरूले झूटो बोले। झूटोलाई सौँचो बनाउने प्रयास आजसम्म पनि गर्दैनन्।
- 7 “ झूटा अगमवक्ताहरू! जुन दर्शन तिमीहरूले देख्यौ, त्यो सत्य थिएन। तिमीले आफै जादू गर्थौ अनि भन्यौ केही घट्ने वाला छ तर तिमीले मानिसहरूसँग झूटो भन्यौ। तिमी भन्थौ यो परमप्रभुको कथन हो, तर मैले तिमीहरूसँग कुरै गरिना। ”
- 8 यसकारण परमप्रभु मेरो मालिक अब सौँचै केही बोल्नुहुन्छ उहाँ भन्नुहुन्छ, “तिमीले झूटो भन्यौ। तिमीहरूले दर्शनमा जे देखेको थियौ, त्यो सत्य होइन। यसकारण म अब तिमीहरूको विरुद्धमा छु।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।
- 9 परमप्रभुले भन्नुभयो, “म ती अगमवक्ताहरूलाई दण्ड दिनेछु जसले असत्य दर्शन देखे अनि झूटा बोले। म तिनीहरूलाई आफ्नो मानिसदेखि अलग पार्नेछु। तिनीहरूको नाम इस्राएलको परिवारको सूचिमा रहनेछैन। तिनीहरू फेरि इस्राएल प्रदेशमा कहिल्यै जाने छैनन्। त्यसपछि तिमीले जान्ने छौ कि म परमप्रभु अनि मालिक हूँ।
- 10 “ती झूटो अगमवक्ताहरूले घरिघरि मानिसहरूसँग झूटो भने। अगमवक्ताहरूले भने शान्ति हुन्छ अनि त्यहाँ कुनै शान्ति भएन। मानिसहरूको पर्खाल दृढ गर्नुछ अनि युद्धको तयारी गर्नुछ। तर भत्केको पर्खालमा एउटा पातको तरह लेप लगाइरहेछन्।
- 11 तिनीहरूलाई भन म अंसिना र पानी पठाउँनेछु। प्रचण्ड आँधी-बेही चल्नेछ अनि बाढी आउनेछ, अनि पर्खाल ढल्नेछ।
- 12 पर्खाले तल ढल्नेछ। मानिसहरूले अगमवक्ताहरूलाई सोध्नेछन्, ‘त्यो चूना लगाएको के भयो, जुन तिमीले पर्खालमा लगाएका थियौ?’ ”
- 13 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म क्रोधित छु, म तिमीहरूको विरुद्ध आँधी-बेही पठाउँछु। म क्रोधित छु अनि म घनघोर वर्षा पठाउँछु। म क्रोधित छु अनि आकाशबाट अंसिना खसाउँनेछु। अनि तिमीहरूलाई पूर्ण रूपमा नष्ट पार्नेछु।
- 14 तिमी पर्खालमा चूना लगाउँछौ। तर म पूरै पर्खाल नष्ट पारिदिनेछु। म त्यसलाई भत्काई दिनेछु। पर्खाल तिमीमाथि ढल्नेछ अनि तिमीले जान्नेछौ म नै परमप्रभु हूँ।
- 15 अब म पर्खालमाथि अनि मानिसहरूमाथि मेरो क्रोध छाडिदिनेछु जसले यसलाई लेप लगाए। तब तिमीलाई भन्नेछु, ‘अब कुनै पर्खाल रहने र कुनै मजदूरले यसमाथि लेप लगाउनेछैन।’
- 16 “यो सबै इस्राएलको झूटो अगमवक्ताहरूको निम्ति हुनेछ। ती अगमवक्ताहरू यस श्लोमका मानिसहरूसँग बात गर्छन्। ती अगमवक्ताहरू भन्छन् शान्ति हुन्छ तर कतै शान्ति छैन।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
- 17 परमप्रभुले भन्नुभयो, “हे मानिसको छोरो! इस्राएलमा स्त्री अगमवादिनीहरू खोज। त्यो स्त्री अगमवादिनीहरू मेरो निम्ति बोल्दैनन्। तिनले त्यही भन्छन्, जुन तिनीहरूलाई भन्न मन पर्छ। यसकारण तिमीले मेरो लागि उसको विरुद्ध बोल्नु पर्छ। तिमीले यसो भन्नु पर्छ।
- 18 “परमप्रभु मेरो मालिक भन्नुहुन्छ: विपत तिमी स्त्रीहरूमाथि आइलान्छ। तिमीहरूले प्रत्येक मानिसको पाखुराहरूमा जादूको पाटा सिलाइ दिन्छौ। तिमीले मानिसको शिरमा बाँध्न फेटा बनाउँछौ। तिमीहरू भन्छौ कि ती चीजहरूमा मानिसहरूको जीवन नियन्त्रण गर्ने तन्त्र-मन्त्रको शक्ति छ।” के तिमी सोच्छौ कि तिमीहरू आफ्नो आत्माहरू जीवित राख्न र मेरो मानिसहरूका आत्माहरूलाई मारुन सक्छौ।
- 19 तिमी नै एकजना हो जसले मानिसहरूलाई म महत्त्वहीन हूँ भनी सोचन लगाउँछौ। तिमीहरू एक मुठी जौ र रोटीको केही टुक्राको लागि तिनीहरूलाई मेरो विरुद्धमा हिडाउँछौ। तिमीहरू मेरो मानिसहरूसँग झूटो बोल्छौ। तिनीहरू झूटो सन्त मन पराउँछन्। तिमीहरू ती मानिसलाई माछौं जसलाई जीवित रहन्छ अनि तिमीहरू त्यस्ता मानिसहरूलाई जीवित राख्न चाहन्छौं जसलाई मारुन जरूरी छ।
- 20 यसकारण परमप्रभु मेरो मालिक तिमीहरूसित यसो भन्नुहुन्छ म ती जादूका बूटीहरूको विरुद्धमा छु जो मानिसहरूलाई फँसाउन तिमी प्रयोग गर्छौ, तर म तिनीहरूलाई स्वतन्त्र पार्नेछु। म ती बूटीहरू तिनीहरूका पाखुराबाट चुडाइदिनेछु अनि तिमीहरूलाई मुक्त गराइदिनेछु। तिनीहरू जालबाट मुक्त गरिएका पक्षीहरू जस्तै हुनेछन्।
- 21 म तिमीहरूको घुम्तो च्यातिदिनेछु अनि मेरो मानिसहरूलाई तिमी शक्तिबाट बचाउँनेछु। तिनीहरू तिमी जालबाट भाग्नेछन् अनि तिमीले बुझ्नेछौ म नै परमप्रभु हूँ।
- 22 “स्त्री अगमवादिनीहरू तिमीहरू झूटो बोल्छौ। तिमी झूटले राम्रो मानिसहरूलाई दुःख पुर्याउँछ म ती राम्रो मानिसहरूलाई दुःख दिन चाहँदिन। तिमी नराम्रो मानिसलाई सहायता गर्छौ अनि तिनीहरूलाई उत्साहित पार्छौ। तिमी तिनीहरूलाई आफ्नो जीवन बदलि गर भन्दैनौ। तिमी तिनीहरूको जीवन रक्षा गर्दैनौ।
- 23 तिमीले अब भविष्यमा व्यर्थको दर्शनहरू देख्ने छैनौ। तिमीले भविष्यमा जादू गर्ने छैनौ। म मेरो मानिसलाई तिमीहरूको शक्तिदेखि बचाउँने छु अनि तिमीहरूले थाह पाउनेछौ, म नै परमप्रभु हूँ। ”

14

- 1 इस्राएलका केही बढा-प्रधानहरू मकहाँ आए। तिनीहरू मसँग बात गर्न बसे।
- 2 परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो,
- 3 “हे मानिसको छोरो! यी मानिसहरू तिमीसित बात गर्न आएकाछन्। तिनीहरू चाहन्छन् तिमीले मसँग सल्लाह लेउन्। तर ती मानिसहरूले आज सम्म आफ्ना धिनलागदो मूर्तिहरू राखेकै छन्। तिनीहरू ती चीजहरू राख्छन् जसले तिनीहरूलाई पाप गराउँछन्। तिनीहरू आज सम्म त्यही मूर्ति पूजा गरिरहेकाछन्। यसकारण, तिनीहरू मकहाँ सल्लाह लिन किन आउँछन्? के मैले उनीहरूको प्रार्थनाहरूको उत्तर दिनुपर्छ? अहं!

4 तर म तिनीहरूलाई उतर दिन्छु। तिमीले तिनीहरूलाई भन्नु पर्छ, 'परमप्रभु मेरो मालिक भन्नुहुन्छ यदि कोही इस्राएलीहरू अगमवत्ताकहाँ जान्छ अनि मदेखि सल्लाह माग्छ भने यदि त्यो मानिसले उसका मूर्तिहरू राखेकोछ भने त्यो मानिसको प्रश्नको उतर म आफै दिनेछु। यदि उसले ती चीजहरू जसले तिनीहरूलाई पाप कर्महरू गराउन उकासछ अनि यदि उसले मूर्तिहरूको पूजा गर्छ भने म उसित कुरा गर्नेछु।

5 किन? किनकि म तिनीहरूको हृदय छुन चाहन्छु। म देखाउन चाहन्छु कि म तिनीहरूलाई प्रेम गर्छु, यद्यपि तिनीहरूले मलाई आफ्नो घिनलादो मूर्तिहरूको निम्ति छोडिदिए।'

6 "यसकारण इस्राएलका परिवारसँग यी सब भन। तिनीहरूलाई भन, 'परमप्रभु मेरो मालिक भन्नुहुन्छ! मकहाँ फर्केर आऊ अनि आफ्नो घिनलादो मूर्तिहरू छोडिदेऊ। ती सबै डरलाग्दा झटो देवताहरूबाट तिमी फर्क

7 यदि कुनै इस्राएलीहरू अथवा इस्राएलमा बसे विदेशीहरू सल्लाहमा निम्ति मकहाँ आए म उसलाई उतर दिनेछु। यदि उसले घिनलादो मूर्तिहरू राखे ता पनि म उसलाई उतर दिन्छु। यदि उसले ती चीजहरू राख्छ जसले उसलाई पाप गराउँछ। यदि उसले तब सम्म ती मूर्तिहरूको पूजा गर्छ। म उसलाई यस्तो उतर दिन्छु।

8 म त्यस मानिसको विरोधी हुनेछु। उसलाई नष्ट गरिदिन्छु। त्यो अरु मानिसहरूको निम्ति उदाहरण बनिनेछ। मानिसहरूले उसको हाँसो उडाउनेछन्। म तिनीहरूलाई आफ्नो मानिसहरूबाट बाहिर निकाल्नेछु। त्यसपछि तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।

9 यदि अगमवत्ता धेरै मूर्ख भई आफ्नो उतर दियो भने म उसलाई देखाई दिन्छु कि उ कति मूर्ख छ, म उसको विरुद्ध आफ्नो शक्ति प्रयोग गर्छु। म उसलाई नष्ट गरिदिन्छु अनि आफ्ना मानिसहरूलाई इस्राएलबाट बाहिर निकाल्नेछु।

10 यस्तै प्रकारले त्यो मानिस जुन राय लिन आएको थियो अनि अगमवत्ता जसले उतर दियो दुबैले एउटै दण्ड पाउनेछन्।

11 किनकि यसप्रकारले त्यो अगमवत्ताले मेरो मानिसहरूलाई मदेखि टाढो लिएर जान बन्द गरिदिन्छ। यसप्रकारले मेरा मानिसहरूले आफ्नो पापबाट अपवित्र हुनु बन्द गरिदिन्छन्। तब तिनीहरू मेरो विशेष मानिस हुनेछन् अनि म तिनीहरूको परमेश्वर बनिन्छु।" परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।

12 तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

13 "हे मानिसको छोरो! म आफ्नो त्यो राष्ट्रलाई दण्ड दिन्छु जसले मलाई छोड्छ अनि मेरो विरुद्ध पापहरू गर्छ। म तिनीहरूको भोजनको आपूर्ति बन्द गरिदिन्छु। म अनिकाल उत्पन्न गरिदिन सक्छु अनि त्यस देशबाट मानिस अनि पशुहरू बाहिर गरिदिन सक्छु।

14 म त्यस देशलाई दण्ड दिन्छु त्यहाँ नह, दानियल अनि अय्यूब नै किन नबसुन, उनीहरू आफ्नो जीवन आफ्नो धार्मिकताद्वारा बचाउन सक्छन् तर तिनीहरूले सम्पूर्ण देशलाई बचाउन सक्तैनन्।" परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

15 परमेश्वरले भन्नुभयो, "अथवा म त्यो पूरै देशमा जंगली जनावरहरू पठाइदिन्छु अनि ती जनावरहरूले सबै मानिसहरूलाई मार्न सक्छन्। जंगली जनावरहरूको कारणले त्यस देश भएर कसैले पनि यात्रा गर्नसक्तैनन्।

16 यदि नह, दानियल अनि अय्यूब त्यहाँ बस्ने भने म ती तीनी जनालाई बचाउने थिएँ। ती तीनी जना स्वयंले आफूलाई बचाउनु सक्छन्। तर म मेरो तीनीजना स्वयंले आफूलाई बचाउनु सक्छन्। तर म मेरो जीवनको शपथ खाएर भन्छु कि तिनीहरूले आफ्नो बाहेक अरुको जीवनसितै आफ्नो छोरा-छोरी पनि बचाउन सक्ने थिएनन्। त्यो नराम्रो देश नष्ट गरिनेछ।" परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

17 परमेश्वरले भन्नुभयो, "अथवा त्यस देशको विरुद्ध लड्नका निम्ति म शत्रुका सेना पठाउन सक्छु। ती सैनिकले त्यो देश नष्ट पारिदिन्छन्। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु।

18 यदि नह, दानियल अनि अय्यूब त्यहाँ बस्ने भने म ती तीनजना राम्रो मानिसहरूलाई बचाउँथेँ। ती तीन जनाले आफ्नो जीवन स्वयं बचाउन सक्छन्। म मेरो जीवनको शपथ खाएर भन्छु कि अरु मानिसहरूको जीवन तिनीहरूले बचाउन सक्तैनन् यहाँ सम्म कि आफ्नो छोरा-छोरीको जीवन पनि बचाउन सक्ने थिएन। त्यो देश सम्पूर्ण रूपमा नष्ट गरिनेछ।" परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

19 परमेश्वरले भन्नुभयो, "अथवा म त्यस देशको विरुद्ध स्त्री (महामारी) पठाउन सक्छु। म तिनीहरूमाथि आफ्नो क्रोध बर्षाउन सक्छु। म सबै मानिस अनि जनावरहरूलाई त्यस देशबाट हटाउन सक्छु।

20 यदि नह, दानियल अनि अय्यूब त्यहाँ बस्ने भने पनि म ती तीनजना राम्रो मानिसहरूलाई बचाउँथेँ किनकि ती तीनीजना राम्रा मानिसहरू हुन्। ती तीनीजना आफ्नो जीवन स्वयं बचाउन सक्छन्। तर म आफ्नो जीवनको शपथ खाएर भन्छु अरु मानिसहरूको जीवन तिनीहरूले बचाउन सक्तैनन्, यहाँ सम्म ताकि आफ्ना छोरा-छोरीको जीवन पनि बचाउनु सक्तैनन्।" परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

21 त्यसपछि परमप्रभु मेरो मालिकले भन्नुभयो, "यसैकारण सोच यरशलेमका निम्ति यो कति नराम्रो हुन्छ, म त्यस शहरको विरुद्ध यी चारैवटा दण्ड पठाइदिन्छु! म शत्रुका सेना, अनिकाल, महामारी, अनि जङ्गली जनावरहरू त्यस शहरको विरुद्ध पठाउँछु। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु।

22 केही मानिसहरू त्यो देशबाट भाग्नेछन्। तिनीहरू आफ्ना छोरा-छोरी लिएर तिमीहरूकहाँ सहायताको लागि आउनेछन्। तब तिमीहरूले थाहा पाउनेछौ कि यी मानिसहरू साँच्चै कति नराम्रा छन्। म जुन आपत यरशलेममा ल्याउनेछु त्यो न्यायसगत हो भन्ने तिमीलाई विश्वास गराइनेछ अनि तिमीहरूले सान्त्वना पाउनेछौ।

23 तिमीहरूले तिनीहरूको बसे ढंग अनि तिनीहरूले गर्ने नराम्रो काम देख्नेछौ। त्यसपछि तिमीले सप्टने छौ कि तिनीहरूलाई दण्ड दिने उचित कारण मसँग थियो।" परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नुभयो।

15

1 तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

2 "हे मानिसको छोरो! के दाखको बोटको दाउरा जङ्गलको कुनै अर्को रूखको काठको सानो हाँगाभन्दा अधिक राम्रो हुन्छ? अहँ।

3 के तिमीहरू दाखको बोटको दाउरा कुनै काममा उपयोग गर्न सक्छौ? अहँ! के तिमीहरू त्यसबाट केही चीज बनाउनको निम्ति काठ निकाल्न सक्छौ? अहँ!

4 यो आगो बाल्नु मात्र प्रयोग गरिन्छ। स्केको दाउरा छेउबाट बल्छ? बल्दैन, बीचको भाग आगोले जलेर कालो हुन्छ, तर दाउरा पूर्ण रूपमा जल्दैन। के तिमी त्यो जलेको दाउराबाट कुनै चीज बनाउन सक्छौ?

5 यदि बल्नु भन्दा पहिला तिमीले त्यस दाउराको केही चीज बनाउन सक्छौ भने पनि निश्चय नै त्यो जलिसके पछि त्यसबाट केही बनाउन सक्तैनौ! 6 यसैले दाखको बोटको दाउराको टुक्रा जङ्गलको ती कुनै पनि दाउराको टुक्राको बराबर छ। मानिसहरू त्यो दाउराको टुक्रा आगोमा हाल्छन् अनि आगोले त्यसलाई जलाउँछ। त्यस्तै प्रकारले, म यरशलेमका मानिसहरूलाई आगोमा फर्थाँक्छु!" परमप्रभु मेरो मालिकले यो सबै कुराहरू भन्नुभयो।

7 “म तिनीहरूलाई दण्ड दिनेछु, अनि तिनीहरू आगोबाट उम्के तापनि त्यसले तिनीहरूलाई अझै जलाउनेछ। अनि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन। मैले तिनीहरूलाई दण्ड दिएँ भनेर जान्नेछन।

8 म त्यस देशलाई घुम्ने नछु किनभने झुठा देवताहरूको आरधना गर्न तिनीहरूले मलाई धोका दिए।” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।

16

- 1 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
- 2 “हे मानिसको छोरो! यस्शलेमका मानिसलाई त्यो डरलाग्दो नराम्रो कामको लागि जनाइदेऊ जुन तिनीहरूले गरेकाछन।
- 3 तिमीले भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक यस्शलेमका मानिसहरूलाई यो संदेश दिनुहुन्छ, आफ्नो इतिहास हेर। तिमी कनानमा जन्मेका थियौ। तिमी बाबु एक एमोरी अनि आमा हिती हुन।
- 4 यस्शलेम जुन दिन उत्पन्न भयो, तिमी नाभीको नाल काट्ने कोही पनि थिएन। कसैले पनि तिमी शरीरमा नून मलिनिएन, अनि तिमीलाई सफा तृत्याउन कसैले पनि नुहाई दिएन। कसैले तिमीलाई लुगा लगाई दिएनन।
- 5 यस्शलेम, तिमी एकलै थियौ। कसैले पनि तिमीप्रति दया देखाएन, न त कसैले तिमीलाई हेरचाह नै गर्यो। हे! यस्शलेम तिमी जन्मिएको दिन, तिमी आमा-बाबुले तिमीलाई खेतमा राखिदिए। जब तिमी जन्मियौ तिमी रगतमा लपेटिएका थियौ।
- 6 “ त्यसपछि म (परमेश्वर) त्यताबाट गएँ। मैले त्यहाँ तिमीलाई रगतमा लपेटिएको अवस्थामा भेट्टाएँ। तिमी रगतमा लपेटिरहेको थियो, तर मैले भने “जीवित होऊ!” हो, तिमी रगतमा लपेटिएको थियो, अनि मैले भने, “जीवित होऊ!”
- 7 मैले तिमीलाई खेतमा बिस्वा सियारे जस्तै सेवा गरेर बढाएँ। तिमी बढ्दै गयो। तिमी जवान झै बनियो, तिमी मासिक-धर्म आरम्भ भयो, तिमी स्तन बढ्यो, तिमी कपाल बढ्न थाल्यो। तर त्यसबेला सम्म तिमी वज्रहीन र नाङ्गै थियौ।
- 8 मैले तिमी प्रति दृष्टि घुसाएँ। मैले देखेँ तिमी प्रेमको लागि तयार थियो। यसकारण मैले तिमीलाई लुगा लगाई दिएँ अनि तिमी नम्रता छोपिदिएँ। मैले तिमीसित विवाह गर्ने वचन दिएँ। मैले तिमीसँग वाचा बाँधे र शपथ खाएँ अनि तिमी मेरी भयो। ” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
- 9 “ मैले तिमीलाई पानीले नुहाई दिएँ। मैले तिमी रगत धोई दिएँ अनि तिमी शरीरमा तेल मालिश गरिदिएँ।
- 10 मैले तिमीलाई एउटा राम्रो लुगा अनि नरम छालाको जुता दिएँ। मैले तिमीलाई एउटा मिहिन मलमलको अनि एउटा रेशमको लुगा दिएँ।
- 11 तब मैले तिमीलाई केही गर-गहना दिएँ। मैले तिमी हातहरूमा चुरा लगाइ दिएँ अनि तिमी गलामा माला लगाइदिएँ।
- 12 मैले तिमीलाई नाकमा एउटा सुन्दरी, कानमा झुम्का अनि शिरमा राम्रो शिरपेच लगाइदिएँ।
- 13 तिमी सुन, चाँदीको गर-गहना अनि रेशमको लुगामा बढ्दा गरेको लगाउँदा सुन्दर देखियौ। तिमीले राम्रो खाना खायो। तिमी अत्यधिक सुन्दरी थियो अनि तिमी रानी बनियो
- 14 तिमी सुन्दरताले गर्दा तिमी विख्यात भयो। यो सब यसकारण भयो किनकि मैले तिमीलाई ज्यादा राम्री बनाए। ” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
- 15 परमेश्वरले भन्नुभयो, “तर तिमीले आफ्नो सौन्दर्यतामा भरोसा गर्न आरम्भ गर्यौ। तिमीले आफ्नो यशको उपयोग गर्यौ अनि तिमीले मलाई धोका दियो। तिमीले एउटा वेश्याले जस्तो व्यवहार गर्यौ अनि तिमीले त्यस्तो प्रत्येकसित गर्यौ जो तिमी छेउमा आयो। तिमीले तिनीहरू सबैलाई आफ्नो शरीर अर्पित गर्यौ।
- 16 तिमीले आफ्नो सुन्दर लुगा लियो अनि त्यसको उपयोग आफ्नो पूजाको स्थानमा सजाउन गर्यौ। तिमीले त्यस ठाँउमा एउटा वेश्याले जस्तो काम गर्यौ। तिमीले आफूलाई प्रत्येक मानिससँग अर्पित गर्यौ जो त्यहाँ आयो!
- 17 तब मैले दिएको सुन्दर गर-गहना लियो अनि त्यो सुन-चाँदी मानिसहरूको मूर्तिहरू बनाउनमा प्रयोग गर्यौ। तिमीले तिनीहरूलाई वेश्याले झै पूज्यौ।
- 18 त्यसपछि तिमीले सुन्दर लुगा लियो अनि ती मूर्तिलाई लगाई दियो। तिमीले सुगन्धि घृष अनि बत्ती लियो जुन मैले तिमीलाई दिएको थिएँ, अथवा त्यसलाई ती देवमूर्तिहरू अगाडी चढायौ।
- 19 मैले तिमीलाई रोटी, मह अनि भद्राक्षको तेल दिएँ। तर तिमीले त्यो खाना आफ्नो मूर्तिलाई दियो। तिमीले ती आफ्नो असत्य देवताहरूलाई प्रसन्न पार्नका निम्ति सुगन्धको रूपमा भेटी चढायौ। तिमीले ती झुठा देवताहरूसँग वेश्या जस्तो व्यवहार गर्यौ। ” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।
- 20 परमेश्वरले भन्नुभयो, “तिमीले मेरोलागि जन्मेको सबै छोरा-छोरीहरू मूर्तिहरू अघि बलि चढायौ। के तिमी मूर्तिहरूसित यस्तो वेश्यावृत्ति गर्नु सानो कुरो हो?
- 21 तिमीले मेरो छोराहरूको हत्या गर्यौ अनि तिनीहरूलाई ती झुठा देवताहरूकोमा चढायौ।
- 22 तिमीले मलाई छोड्यौ अनि त्यो डरलाग्दो काम गर्यौ। तिमीले आफ्नो समयको कहिल्यै पनि याद गरेनौ जब तिमी बाल्यावस्थामा थियो तिमीले याद गरेनौ, जतिबेला मैले तिमीलाई भेट्टाएँ त्यति बेला तिमी नाङ्गै थियो अनि रगतमा लपेटिरहेको थियो।
- 23 “ती सबै नराम्रा चीजहरू पछि, हे यस्शलेम! यो तिमीलाई एकदमै नराम्रो हुन्छ। ” परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नुभयो।
- 24 “ती सबै कुराहरू पछि तिमीले त्यो असत्य देवताको पूजा गर्न उच्च स्थानहरू बनायो। तिमीले प्रत्येक बाटोको चोकमा झुटो देवताको पूजाका निम्ति उच्चस्थान बनायो।
- 25 तिमीले प्रत्येक दोबाटोमा आफ्नो उच्च स्थान बनायो। तिमीले आफ्नो सुन्दरतालाई तुच्छ देखायो। तिमीले प्रत्येक बाटो भएर हिँड्ने मानिसहरूलाई फँसाउनका निम्ति यो गर्यौ। तिमीले आफ्नो खुट्टा देखियोस भनी फरियामाथि उठायो अनि त्यसपछि तिमीले ती मानिसहरूसँग वेश्याहरूले झै व्यवहार गर्न थाल्यौ।
- 26 तब तिमी त्यो छिमेकी मिश्रकहाँ गयो, जसको लिङ्ग एकदमै ठूलो थियो। तिमीले मलाई क्रोधित पार्नको लागि त्योसँग धेरै पल्ट शारीरिक सम्बन्ध स्थापित गर्यौ।
- 27 यसकारण मैले तिमीलाई दण्ड दिएँ। मैले तिमीलाई दिएको जमीनको एक भाग लिएँ। मैले तिमीलाई तिनीहरूको हातमा सुम्पिदिएँ जसले तिमीलाई घृणा गर्छन। तिमी ब्यावहारले गर्दा पलितरतीहरूका छोरीहरू पनि लज्जित भए।
- 28 त्यसपछि तिमीले अश्रुहरूसित शारीरिक सम्बन्ध गर्यौ। तर तिमीलाई पर्याप्त भएन। तिमी कहिल्यै पनि सन्तुष्ट भएनौ।
- 29 यसकारण तिमी कनान पट्टि फर्कियो अनि त्यसपछि बाबेल पट्टि। तब पनि तिमी सन्तुष्ट भएनौ।

30 तिमी सबै कमजोर छौ। तिमीले ती सबै मानिसहरू र राज्यहरूलाई पाप गर्न लगायौ। तिमीले ठीक एउटी वेश्याले जस्तै काम गर्यौ।” यी कुराहरू परमप्रभु मेरो मालिकले भन्नुभयो।

31 “तिमीले प्रत्येक दोबाटोहरूमा उच्च स्थानहरू बनायौ। अनि तिमीले बाटोको हरेक गल्लीको कुनामा पूजाको स्थान बनायौ। अनि वेश्याले झैं, त्यसबाट फाइदा हुने चासो पनि गरिनौ।

32 तिमी व्यभिचारी स्त्री हो। तिमीले आफ्नो पतिको भन्दा बिदेशीहरूसँग शारीरिक सम्बन्ध राख्न ज्यादा राम्रो मान्यौ।

33 प्राय वेश्याहरू शारीरिक सम्बन्धको लागि मानिसलाई ज्याला तिर्नु बाध्य गर्दछन्। तर तिमीले आफ्नो प्रेमीहरू लोभाउन स्वयं भेटी दिन्छौ, अनि तिनीहरूलाई शारीरिक सम्बन्धको निम्ति आमन्त्रित गर्छौ। तिमीले आफ्नो चारैतिर सबैलाई आफूसँग शारीरिक सम्बन्धको लागि आमन्त्रित गर्छौ।

34 तिमी प्राय सबै वेश्याहरूको ठीक विपरीत छौ। प्राय वेश्याहरू पुरुषहरूलाई ज्याला तिर्नको लागि बाध्य गर्छन्। तर तिमीले पुरुषहरूलाई आफूसँग शारीरिक सम्बन्धको ज्याला तिर्ने गर्छौ।”

35 हे वेश्या! परमप्रभुको वचन सून।

36 परमप्रभु मेरो मालिकले यो कुरा भन्नुहुन्छ “तिमीले तिमी्रो पैसा खर्च गरायौ अनि आफ्नो प्रेमीहरू तथा झुटा देवताहरूलाई आफ्नो नाङ्गो शरीर हेर्न दियो। तथा तिमीसित शारीरिक सम्बन्ध गर्दियो। तिमीहरूले तिनीहरूको नानीहरू मायाँ अनि तिनीहरूको रगत बगायो। त्यो ती झुटा देवताहरूलाई तिमी्रो भेटी थियो।

37 यसकारण, म तिमी्रो सबै प्रेमीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। म ती सबैलाई ल्याउँछु जोसँग तिमीले प्रेम गर्छौ तथा जुन मानिसहरूलाई घृणा गर्छौ। म ती सबैलाई एकै साथ लिएर आउँछु अनि तिनीहरूलाई तिमी्रो नग्नता देखाउँछु। तिनीहरूले तिमी्रो घुँगे नग्नता देखेछन्।

38 त्यसपछि म तिमीलाई दण्ड दिन्छु। म तिमीलाई कुनै हत्यारिनी अनि त्यस स्त्रीलाई जस्तै दण्ड दिन्छु जसले व्यभिचारी पाप गरेकी छ। तिमी त्यस्तै दण्डित हुनेछौ मानौ कुनै क्रोधित तथा ईश्यालु पतिले आफ्नी पत्नीलाई दण्ड दिए जस्तै।

39 म तिमीलाई ती सबै प्रेमीहरूलाई प्राप्त गर्न दिन्छु। तिनीहरूले तिमी्रो सबै उच्च स्थानहरू नष्ट पारिदिनेछन्। तिनीहरूले तिमी्रो पूजा स्थानहरू जलाई दिनेछन्। तिनीहरूले तिमी्रो लगाहरू च्याति दिनेछन् तथा तिमी्रो सुन्दर गर-गहनाहरू लिनेछन्। तिनीहरूले तिमीलाई वझ्नीन अनि नाङ्गै छोडिदिनेछन् जस्तो तिमीलाई मैले भेट्टाएको बेलामा थियो।

40 तिनीहरूले आफूसँग विशाल जनसमूह लिएर आउनेछ, अनि तिमीलाई मार्नका निम्ति ढुङ्गा हान्नेछन् त्यसपछि तिमीलाई टुक्रा-टुक्रा पार्नेछन्।

41 अनि तिनीहरूले तिमी्रो घरहरू आगोले जलाई दिनेछन् अनि तिमीलाई धेरै स्त्रीहरूको सामुने दण्ड दिनेछन्। म तिमीलाई तिमी्रो वेश्यावृत्ति देखि रोक्नेछु र तिमीले अरु ज्याला पाउने छैनौ।

42 त्यसपछि म क्रोधित अनि डाही हुन छोडिदिनेछु। म शान्त हुनेछु। म फेरि क्रोधित हुनेछैन।

43 यी सबै कुराहरू किन हुन्छन्? किनकि तिमीले त्यो याद राखेनौ कि तिमीमाथि जवानी हुँदा के गर्छौ। तिमीले त्यो सबै नराम्रो पापहरू गर्छौ अनि मलाई क्रोधित बनायो। यसकारण ती नराम्रो कामको निम्ति मैले तिमीलाई दण्ड दिनु पर्यो। तर तिमीले अझै ज्यादा डरलाग्दो योजनाहरू बनायौ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

44 “तिमी्रो विषयमा कुरा गर्ने सबैसित अर्को एउटा कुरा पनि होला। तिनीहरू भन्छन्, ‘जस्तो आमा त्यस्तै छोरी।’

45 तिमी आफ्नो आमाको छोरी हो। तिमीले आफ्नो पति र नानीहरूलाई ध्यान दिदैनौ। तिमी ठीक आफ्नो बहिनी बराबर छौ। तिमी दुवै जनाले आफ्नो पति र नानीहरूलाई घृणा गर्छौ। तिमीहरू ठीक आफ्नो आमा-बाबु जस्तो छौ। तिमी्रो आमा हिंती अनि बाबु एमोरी थिए।

46 तिमी्रो ठूलो दिदी सामरिया थिई ऊ तिमी्रो उत्तरदिशामा आफ्नो छोरीहरूसँग बस्छी अनि तिमी्रो सानो बहिनी सदोम थिई। उ आफ्नो छोरीहरूसँग (शहरहरू) तिमी्रो दक्षिणमा बस्छी!

47 तिमीले त्यो सबै डरलाग्दा पाप काम गर्छौ जुन तिनीहरूले गरे। तर तिमीले त्यो काम पनि गर्छौ जुन तिनीहरूले गरेको भन्दा नराम्रो थियो।

48 म परमप्रभु अनि मालिक हूँ। म सदा जीवित छु अनि आफ्नो जीवनको शपथ खाएर भन्छु कि तिमी्रो बहिनी सदोम अनि उसको छोरीहरूले कहिल्यै पति न्याति नराम्रो काम गरेनन् जति तिमी्रो छोरीहरूले गरे।”

49 परमप्रभुले भन्नुभयो, “तिमी्रो बहिनी सदोम अनि उसको छोरीहरू घमण्डी थिए। तिनीहरूसित आवश्यकता भन्दा ज्यादा खाने कुरा थियो अनि तिनीहरूसित समय पनि ज्यादा थियो। तिनीहरूले दीन अनि असहाय मानिसहरूलाई सहायता गर्दैनथिए।

50 सदोम अनि उसको छोरीहरू अत्याधिक घमण्डी भए र मेरो अघि डरलाग्दा पाप गर्न थाले। जब मैले ती कामहरू गरेको देखे, मैले दण्ड दिएँ।”

51 परमेस्वरले भन्नुभयो, “सामरियाले तिमीले गरेको पाप भन्दा आधा मात्र पाप गर्छौ। सामरियाले भन्दा अधिक डरलाग्दा पाप तिमीले गर्छौ! आफ्नो बहिनीहरूले भन्दा अधिक डरलाग्दा पाप गर्छौ! सदोम अनि सामरियाको तुलना गर्दा तिनीहरूलाई तिमी भन्दा राम्रो लाग्छ।

52 यसकारण तिमी लज्जित हुनुपर्छ। तिमीले तिमी्रो दिदी बहिनीहरूलाई तिमी भन्दा धार्मिक देखिने बनायो। तिमीले भयंकर पापहरू गरेकीछौ यसकारण तिमी लज्जित हुनुपर्छ।”

53 परमेस्वरले भन्नुभयो, “मैले सदोम अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारिदिएँ। मैले सामरिया अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारे। यरूशलेम म तिमीलाई नष्ट पार्नेछु। तर म ती शहरहरू फेरि बनाउनेछु। यरूशलेम म तिमीलाई फेरि बनाउनेछु।

54 म तिमीलाई आराम दिनेछु। त्यसबेला तिमीले डरलाग्दा पापहरू याद गर्नेछौ जुन तिमीले गरेका थियौ अनि तिमी लज्जित हुनेछौ।

55 यस्तो प्रकारले तिमी अनि तिमी्रो बहिनीहरू फेरि बनाइनेछन्। सदोम अनि उसको चारैतिरको शहरहरू, सामरिया अनि त्यसको चारैतिरको शहरहरू तथा तिमी अनि तिमी्रो चारैतिरको शहरहरू फेरि बनाइनेछन्।”

56 परमेस्वरले भन्नुभयो, “बितेका दिनहरूमा तिमी घमण्डी थियौ अनि तिमी्रो बहिनी सदोमको हाँसो उडाउथ्यौ। तर तिमीले त्यस्तो फेरि गर्न सक्तैनौ।

57 तिमीलाई सजाय दिनु भन्दा पहिला आफ्नो छिमेकीहरूद्वारा हाँसो उडाउन शुरू गर्नु भन्दा पहिला तिमीले त्यो गरेकी थियौ। एदोमको छोरीहरू तथा पलिशतीले अहिले तिमी्रो हाँसो उडाइरहेकाछन्।

58 अब तिमीले जुन भयंकर पाप गर्छौ त्यसका निम्ति कष्ट उठाउनु पर्छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

59 परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो, “तिमीले आफ्नो विवाहको प्रतिज्ञा भंग गर्छौ। तिमीले हाम्रो करारको आदर गरेनौ।

60 तर मलाई त्यो करार याद छ जुन त्यस समय गरिएको थियो, जुन समय तिमी नानी थियौ। मैले तिमीसँग करार गरेको थिएँ जुन सधैं रहने थियो।

61 म तिमी्रो बहिनीहरू तिमी भएकहाँ ल्याउँनेछु अनि म तिनीहरूलाई तिमी्रो छोरीहरू बनाउनेछु। यो हाम्रो करारमा थिएन, तर म यो तिमी्रो निम्ति गर्नेछु। त्यति बेला तिमी ती डरलाग्दा पापहरू याद गर्नेछौ, जुन तिमीले गर्छौ अनि तिमी लज्जित हुनेछौ।

62 यसकारण म तिमीसित मेरो करार बाँध्नेछु र तिमीले जान्नेछौ कि म नै परमप्रभु हूँ।

63 तिमीले गरेका ती सबै नराम्रा कर्महरूको निम्ति मैले क्षमा दिएँ। अब तिमीले त्यो सम्झना गर्ने छौं अनि लज्जित हुनेछौं। तिमीले केही पनि भन्नु सक्ने छैनौं।” परमप्रभु मेरो मालिकले ती सबै कुराहरू भन्नुभयो।

17

- 1 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
2 “हे मानिसको छोरो, इष्ट्राएलका घरानालाई यो कथा सुनाऊ! तिनीहरूलाई प्रश्न गर यसको अर्थ के हो?
3 तिनीहरूलाई भन, यो त्यही हो जुन परमप्रभु मेरा मालिकले भन्नुहुन्छ:

“ एउटा विशाल चील विशाल पखेटासित लबानोन आउँदैछ।
चीलको धेरै रंगहरू भएको लामो लामो षॉङहरू थिए। त्यो लबानोनमा आयो अनि देवदास रूखको टुप्पा लगे।
4 त्यो गस्डले त्यो विशाल देवदासको (लबानोन) रूखको टुप्पो चुर्झ्यो अनि कनान लिएर गयो।
गस्डले व्यापारीको शहरमा त्यो रोप्यो।
5 त्यसपछि गस्डले केही बिऊहरू (मानिसहरू) कनानबाट केही भाग लिएर गयो।
त्यसले त्यो मलिलो जमीनमा रोप्यो। त्यसले प्रशस्त पानी भएको छेउमा रोप्यो।
6 बिऊ उम्रियो अनि त्यो दाखको बोट बनियो।
यो बोट राम्रो थियो।
बोट अग्लो थिएन।
तर यो एउटा ठूलो क्षेत्रभरि ढाक्ने गरी फैलियो।
दाखको काण्ड बढ्यो
अनि लामो भएर हाँगाहरू र पातहरू पलायो।
7 त्यसपछि अर्को ठूलो पखेटा भएको गस्डले दाखको बोट देख्यो।
गस्डको लामो पखेटा थियो।
दाखको बोटले चाहन्थ्यो कि यो नयाँ गस्डले उसको देख रेख गरोस्।
यसकारण त्यसले आफ्नो जराहरू त्यो गस्ड भए पट्टि फैलायो।
यसको हाँगाहरू गस्ड भएको पट्टि फैलिन थाल्यो।
यसको हाँगाहरू त्यो खेतदेखि टाढो सम्म फैलिन थाल्यो, जहाँ यो रोपेको थियो।
दाखको बोटले चाहन्थ्यो नयाँ गस्डले उसलाई पानी हालोस्।
8 दाखको बोट अर्को मलिलो खेतमा सारियो। यो प्रशस्त पानी भएको भूमिमा रोपिएको थियो।
यसले हाँगाहरू अनि फल दिन सक्थ्यो।
यो एउटा साह्रै राम्रो दाखको बोट हुन सक्थ्यो। ”

9 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो,
“के तिमी सम्झन्छौं कि बोट सफल हुन्छ? अहाँ!
नयाँ गस्डले बोटलाई जमीनदेखि उखेलिदिन्छ
अनि पक्षीले बोटलाई जरासँगै उखेलिदिन्छ।
त्यसले सबै दाख खान्छ।
त्यसपछि नयाँ पातहरू सुक्छ अनि मर्छ।
त्यो बोट एकदमै कमजोर हुन्छ।
त्यो बोटलाई जरासँगै उखाल्नका निम्ति शक्तिशाली अश्व-शत्रु
अथवा शक्तिशाली देशको आवश्यकता पर्दैन।
10 के त्यो बोट त्यहाँ बढ्छ जहाँ रोपेको छ? अँहँ!
गरम पूर्वीय बतास चल्ने छ; अनि बोट सुकेर मर्नेछ।
यो त्यही मर्छ जहाँ रोपेको थियो।”

11 परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो,
12 “यो कुराको व्याख्या इष्ट्राएलका मानिसहरूको बीचमा गर, तिनीहरू सधैं मेरो विरुद्धमा जान्छन्। तिनीहरूलाई यो भन, पहिलो गस्ड (नबुकदनेस्सर) बाबेलको राजा हो। उ यस्तो राजा थियो अनि राजा तथा अन्य प्रमुखहरूलाई लिएर गयो। उसले तिनीहरूलाई बाबेल लिएर आयो।
13 त्यसपछि नबुकदनेस्सरले राजाको परिवारको एउटा मानिससँग सन्धि गर्यो। नबुकदनेस्सरले त्यस मानिसलाई शपथ गर्नका निम्ति वाध्य पार्यो। यस प्रकार त्यस नबुकदनेस्सरले मानिसलाई राजभक्त राख्ने शपथ गर्यो। नबुकदनेस्सरले यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। त्यसपछि उसले सबै शक्तिशाली मानिसलाई यहूदाबाट बाहिर निकाल्यो।
14 यस प्रकार यहूदा एक दुर्बल राज्य बनियो, जुन राजा नबुकदनेस्सरको विरुद्ध उठ्न सक्तैनथ्यो। यहूदाको नयाँ राजासँग नबुकदनेस्सरले जुन सन्धि गरेको थियो त्यो पालन गर्नका निम्ति त्यो मानिस बाध्य भयो।
15 तर यो नयाँ राजाले कुनै न कुनै प्रकारले नबुकदनेस्सरको विरुद्ध विद्रोह गर्ने प्रयत्न गर्यो। उसले सहायताको लागि मिश्रमा राजदूतहरू पठायो। नयाँ राजाले धेरै घोडा अनि सैनिक मागे। यस्तो दशमा के तिमी सम्झन्छौं कि यहूदाको राजा सफल हुन्छ? के तिमी सम्झन्छौं कि नयाँ राजासँग प्रयाप्त शक्ति हुन्छ अनि उसले करार भङ्ग गरी दण्डबाट बाँच्न सक्छ?”
16 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर वचन दिन्छु कि यो नयाँ राजा बाबेलमा मर्नेछ। नबुकदनेस्सरले त्यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। तर त्यो मानिसले नबुकदनेस्सरसँग भएको शपथ तोड्यो। यो नयाँ राजाले त्यो सन्धि तोड्यो।
17 मिश्रको राजा यहूदाको राजाको रक्षा गर्नमा समर्थ हुँदैन। उसले धेरै संख्यामा सैनिक पठाउन सक्छ, तर मिश्रको महान शक्तिले यहूदाको रक्षा गर्न सक्तैन। नबुकदनेस्सरको सेनाहरूले शहरमा अधिकार गर्नका निम्ति कच्चा बाटो अनि माटोको पखाल बनाउँछन्। धेरै संख्यामा मानिसहरू मर्नेछन्।

18 तर यहदाको राजा बाँचेर निकलन सत्तेन। किन? किनकि उसले आफ्नो सन्धिको उपेक्षा गर्यो। उसले नबकदनेस्सरलाई दिएको शपथ भङ्ग गर्यो।”

19 परमप्रभु मेरो मालिकले यो प्रतिज्ञा गर्नुभयो “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म यहदाको राजालाई दण्ड दिन्छु। किन? किनकि उसले मेरो चेताउनीहरूको उपेक्षा गर्यो। उसले हाम्रो करार भङ्ग गर्यो।

20 म आफ्नो जाल फैलाउँछु अनि उ त्यसमा फँसेछ। म उसलाई बाबेलमा ल्याउँछु अनि हाम्रो मामला त्यही फैसला हुनेछ, किनभने उसले मलाई धोका दियो।

21 म उसको सेनाहरू नष्ट पारिदिन्छु। म उसको सर्वश्रेष्ठ सैनिकहरू नष्ट पारिदिन्छु अनि बाँचेका मानिसहरूलाई हावामा उडाइदिन्छु। तब तिमीले जान्नेछौ कि म नै परमप्रभु हुँ अनि मैले यो कुराहरू तिमीसित गरे।”

22 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो:

“म लामो देवदार वृक्षको एउटा हाँगा लिन्छु।

म वृक्षको टुप्पाको एउटा सानो हाँगा लिन्छु।

अनि म स्वयं त्यसलाई अग्लो पर्वतमा रोच्छु।

23 म स्वयंले यसलाई इस्त्राएलको अग्लो पर्वतमा रोनेछु।

यो हाँगा एउटा सुन्दर रूखमा परिणत हुनेछ।

यसको हाँगा निकलन्छ

अनि यसले फल दिन्छ

देवदारको रूखमा परिणत हुन्छ।

अनि यसका हाँगामा सबै प्रकारका चराहरूले गुँड बनाउनेछन्।

24 “तब अर्को वृक्षले थाहा पाउँछ कि

म अग्लो रूखलाई भूमिमा लडाईं दिन्छु

अनि म सानो रूखलाई बढाउँछु।

त्यसलाई लामो बनाउँछु म हरियो रूखलाई सुकाई दिन्छु।

म सुकेको रूखलाई हरियो बनाई दिन्छु

म परमप्रभु हुँ।

यदि मैले गर्छु भने पछि त्यो निश्चय गर्नेछु।”

18

1 परमप्रभुको वचन मकहाँ आयो,

2 “तिमीहरूले इस्त्राएलको भूमिमा बसे मानिसहरूको विषयमा यो उखान दोहर्याइरहेका छौ। तिमी भन्छौ:

‘आमा-बाबुहरूले अमिलो अङ्गुर खाए,
तर नानीहरूले अमिलो स्वाद पाए।’ ”

3 तर परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि इस्त्राएलका मानिस अब भविष्यमा यो उखानलाई कहिल्यै सौँचो सम्झ्दैनन्!

4 म सबै मानिसहरूलाई एउटै व्यवहार गर्छु। यो महत्वपूर्ण हुँदैन कि त्यो आमा-बाबु होस् अथवा सन्तान। जसले पाप गर्छन् ती मानिसहरू मर्नेछन्!

5 “यदि कोही मानिस राम्रो हुन चाहन्छ भने उसलाई जुन न्याय र सही छ त्यो गर्न देऊ।

6 त्यो धर्मी मानिस पहाडमाथि जाँदैन अनि असत्य देवताहरूलाई चढाएको खानाबाट कुनै भाग पनि बाँदैन। त्यो इस्त्राएलको नराम्रो देवताहरूको मूर्तिहरूको स्तुति गर्दैन। उसले आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारको पाप गर्दैन। उसले आफ्नो पत्नीसँग उसको रजस्वलाको समयमा शारीरिक सम्बन्ध राख्दैन।

7 असल मानिसले मानिसहरूबाट लाभ उठाउँदैन। यदि कसैले उदेखि ऋण लिन्छ भने उसले बन्धक राखेर ऋण दिन्छ र ऋणी मानिसले ऋण चुक्ता गर्दा बन्धकी फकाई दिन्छ। राम्रो मानिसले भोको मानिसहरूलाई खाना दिन्छ अनि नाङ्गो मानिसहरूलाई लुगा दिन्छ।

8 यदि कसैले ऋण लिनु चाह्यो भने राम्रो मानिसले उसलाई ऋण दिन्छ, उसले त्यो ऋणको ब्याज लिँदैन। राम्रो मानिस कुटिल हुनु सत्तेन। उ प्रत्येक मानिससँग राम्रो व्यवहार गर्छ, उसलाई मानिसहरूले विश्वास गर्छन्।

9 उ मेरो विधिहरूको पालन गर्छ। उसले मेरो निर्णयहरू सम्झन्छ अनि राम्रो एवं विश्वासीनीय हुन सिकन्छ। किनकि उ राम्रो मानिस हो, यसकारण उ जीवित रहन्छ।

10 “तर त्यस मानिसको कुनै छोरा यस्तो हुन सक्छ, जो ती राम्रो कामहरूमध्ये कुनै पनि गर्दैन। त्यसले चीजहरू चोर्न सक्छ तथा मानिसहरूको हत्या गर्न सक्छ।

11 छोरोले यी नराम्रो कामहरूमध्ये कुनै पनि काम गर्न सक्छ। उ पहाडहरूमा जान सक्छ अनि झटो देवताहरूलाई चढाएको भोजनबाट हिस्सा बाँड्न सक्छ। त्यो पापी छोरोले आफ्नो छिमेकीको पत्नीसँग व्यभिचार कर्म गर्न सक्छ।

12 उसले गरीब र असहाय मानिससँग नराम्रो व्यवहार गर्न सक्छ। उसले मानिससँग अनुचित लाभ उठाउन सक्छ। उसले बन्धक राखेको बस्तु ऋण चुक्ता भइसकदा पनि नफर्काउन सक्छ। त्यो पापी छोरोले नराम्रो मूर्तिहरूसित प्रार्थना गर्न सक्छ अथवा अर्को डरलाग्दो पाप पनि गर्न सक्छ।

13 कुनै मानिसलाई त्यो पापी छोरोबाट ऋण लिने आशयकता पर्न सक्छ, तर ऊ त्यो मानिसलाई ऋणको ब्याज तिर्नु बाध्य पाछ। यसकारण त्यो पापी छोरो जीवित रहँदैन। उसले भयंकर पाप गर्यो। यसकारण त्यो मारिन सक्छ अनि आफ्नो मृत्युको निम्ति स्वयं उत्तरदायी हुन्छ।

14 “सम्भवतः त्यो पापी छोरोको पनि एउटा छोरा हुनुसक्छ। तर यो छोरोले आफ्नो बाबुद्वारा गरिएको पाप कर्महरू देख्न सक्छ अनि ऊ आफ्नो बाबु जस्तै हुन मान्दैन। राम्रो मानिसले मानिसहरूसित राम्रो व्यवहार गर्छ।

15 त्यो मानिस पहाडहरूमा जाँदैन, झटो देवताहरूलाई चढाएको खानामा भाग लिँदैन। त्यसले इस्त्राएलको झटो मूर्तिहरू सित प्रार्थना गर्दैन। ऊ आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारी पाप गर्दैन।

16 त्यो राम्रो छोरोले मानिसहरूबाट अनुचित लाभ उठाउँदैन। यदि कुनै मानिसले उसबाट ऋण लियो भने त्यो राम्रो मानिसले चीज बन्धक राख्छ अनि त्यस मानिसलाई ऋण दिन्छ अनि जब त्यो मानिसले ऋण भुक्तान गर्छ त्यतिबेला त्यो राम्रो मानिसले बन्धक राखेको चीज फर्काउँछ। राम्रो मानिसले भोकाएकोलाई भोजन दिन्छ अनि तिनीहरूलाई वस्त्र पनि दिन्छ जसलाई त्यसको आवश्यकता छ।

17 उसले गरीबलाई सहायता गर्छ यदि कुनै मानिस ऋण लिन चाहन्छ भने त्यो राम्रो छोरोले ऋण दिन्छ अनि उसले त्यसको ब्याज लिँदैन। राम्रो छोरोले मेरो नियमहरू पालन गर्छ अनि मेरो नियमहरू अनुसार चल्छ। त्यो राम्रो छोरा आफ्नो आमा बाबुको पापले मर्दैन। त्यो राम्रो छोरा बाँचिरहन्छ।

18 उसको बाबुले मानिसहरूबाट फाइदा उठाउन सक्छ अनि तिनीहरूबाट चीजहरू पनि चोर्न सक्छ। उसले केही राम्रो काम गर्न सक्दैन। किनभने त्यो बाबु आफ्नो पापहरूले गर्दा मर्छ। तर छोरोलाई उसको बाबुको पापको निम्ति दण्ड दिनु हुँदैन।

19 “तिमी सोध्न सक्छौ, ‘छोरोले बाबुको पापहरूका निम्ति किन दण्डदायी हुँदैन?’ यसको कारण यो हो कि छोरा राम्रो छ अनि उसले राम्रो काम गरेकोछ! उसले एकदमै सावधानीसँग मेरो नियमहरू पालन गरेको छ। यसकारण उ बाँचिरहन्छ।

20 जुन मानिसले पाप गर्छ, त्यही मानिस मारिन्छ। एउटा छोरो आफ्नो बाबुको पापले दण्डित हुँदैन। अनि अर्को बाबु आफ्नो छोरोको पापको लागि दण्ड पाउँदैन। एउटा धर्मी मानिसको धार्मिकता केवल उसको निजी हुन्छ अनि नराम्रो गरेको फल पनि उसकै मात्र हुन्छ।

21 “यस्तो स्थितिमा यदि कुनै नराम्रो मानिसले आफ्नो जीवन क्रम परिवर्तन गर्छ भने त्यो बाँचेछ। पाप कर्म छोडे पछि त्यो मानिस मर्दैन। त्यसले धेरै सावधानीसँग मेरो विधिहरू पालन गर्न आरम्भ गर्ने गर्छ। ऊ न्यायशील अनि राम्रो हुन सक्छ।

22 परमेश्वरले उसले गरेको सबै पापहरू याद राख्नु हुँदैन। परमेश्वरले केवल उसको धार्मिकता मात्र याद राख्नु हुन्छ, यसकारण त्यो मानिस जीवित रहन्छ।”

23 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म नराम्रो मानिसहरू मर्न दिन चाहँदैन। म तिनीहरू आफ्नो जीवनको दुःख चालबाट फर्केको चाहन्छु ताकि तिनीहरू बाँच्न सक्न।

24 “यस्तो पनि हुन सक्छ कि राम्रो मानिस राम्रो रहन छोड्न सक्छ। ऊ आफ्नो जीवन बदलिन सक्छ अनि त्यो डरलाग्दा पापहरू गर्न आरम्भ गर्न सक्छ जुन नराम्रो मानिसहरूले भूतकालमा गरे। यसकारण त्यो राम्रो मानिस बदलिएर नराम्रो बनियो भने परमेश्वरले त्यस मानिसले गरेको राम्रो कामहरू याद राख्नुहुन्छ। परमेश्वरले यही याद राख्नुहुनेछ कि त्यो मानिस उसको विस्मृ गयो अनि उसले पाप गर्न थाल्यो। यसैकारण त्यो मानिस आफ्नो पापको कारण मर्नेछ।”

25 परमेश्वरले भन्नुभयो, “तिमीले भन्न सक्छौ कि ‘परमेश्वर हाम्रो मालिक न्यायपूर्ण हुनुहुन्छ।’ तर हे इस्राएलका परिवारहरू सुन! मेरो मार्गहरू अन्याय संगत छैन। तिमीहरूकै मार्गहरू अन्याय संगत छन्।

26 यदि एउटा धर्मी मानिस बदलिन्छ अनि पापी बनिन्छ भने उसले आफूले गरेको नराम्रो कामको कारण मर्नु पर्छ।

27 यदि कुनै पापी बदलिन्छ अनि राम्रो तथा न्याय-प्रिय बनिन्छ भने उसले आफ्नो प्राण बचायो! उ जीवित बाँचेछ!

28 त्यो मानिसले देख्यो कि ऊ कति नराम्रो थियो अनि मकहाँ आयो। उसले ती नराम्रो पापहरू गर्न छोडिदियो जुन उसले भूतकालमा गरेको थियो यसकारण ऊ बाँचेछ। ऊ मर्नेछैन!”

29 इस्राएलका मानिसहरूले भने, “परमप्रभु हाम्रा मालिक न्यायपूर्ण हुनुहुन्छ।”

परमेश्वरले भन्नुभयो, “मेरा मार्गहरू अन्यायी छैनन्। यो त तिमीहरूका मार्गहरू हुन जुन न्याय सङ्गत छैनन्।

30 किन? किनकि इस्राएलको परिवारलाई, म प्रत्येक मानिससँग त्यही प्रकारले न्याय गर्नेछु जस्तो त्यो मानिसले कर्म गर्न छ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो “यसकारण मसित आऊ! पाप गर्न छोड! ती डरलाग्दा चीजहरूले (मूर्ति) तिमीलाई पाप गर्न नलाबोस्।

31 ती सबै डरलाग्दा चीजहरू जुन तिमीले बनायो, फर्काई देऊ, तिनीहरूले तिमीलाई खाली पाप गराउँछ। आफ्नो हृदय र आत्मा बदल्लग! इस्राएलका मानिसहरू, तिमी आफूलाई किन मर्न दिन चाहन्छौ?

32 म तिमीलाई मार्न चाहँदैन। दया गरि फर्केर आऊ अनि बाँच!” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।

19

1 परमेश्वरले मलाई भन्नुभयो, “तिमीले इस्राएलको नेताहरूको विषयमा दुःखको गीत गाउनु पर्छ:

2 “ कस्तो सिंहीनी तिमी आमा?

ऊ सिंहहरू बीच एउटा सिंहीनी थिई।

ऊ जवानसिंहहरूको बीच ढल्केर बस्थी
अनि आफ्नो डमरूहरूलाई हुर्काउने गर्थी।

3 ती डमरूहरूमध्ये एउटालाई त्यसले हुर्काई।

त्यो एउटा शक्तिशाली बलियो सिंह बनियो।
त्यसले शिकार गर्न सिक्यो।

त्यसले एउटा मानिसलाई मार्यो अनि खायो।

4 “ जाति-जातिहरूले त्यसले गर्जेको सुने

अनि तिनीहरूले तसलाई आफ्नो जालमा फँसाए।

तिनीहरूले त्यसको मुखमा बल्छी लगाए

अनि जवान सिंहलाई मिश्र देशमा लिएर आए।

5 “ आमा सिंहीनीलाई आशा थियो कि त्यो डमरू प्रमुख बनेछ।

तर अहिले तिनका सबै आशा हराए।

यसकारण आफ्नो डमरूहरू मध्ये उसले अर्को एउटा लिई।

त्यसलाई उसले एउटा सिंह हुने प्रशिक्षण दिई।

6 त्यो जवान सिंहसँग शिकार गर्न गयो।

त्यो जवान सिंह एउटा बलवान सिंह भयो।

उसले आफ्नो शिकार पक्रन सिक्यो।

उसले एउटा मानिस मार्यो अनि त्यसलाई खायो।

- 7 उसले महलहरूमा आक्रमण गर्‍यो, उसले शहरहरू नष्ट पार्‍यो।
त्यो देशको प्रत्येक मानिस त्यति बेला साँढे डराउथे जतिबेला त्यसको गर्जन सुन्थे।
- 8 त्यसपछि उसको चारैतिर भएका राष्ट्रहरूले जाल फिँजाए
अनि तिनीहरूले त्यलाई खाल्डामा पारे।
- 9 तिनीहरूले त्यसलाई खोरमा हाले अनि बन्द गरिदिए।
तिनीहरूले त्यसलाई आफ्नो जालमा बन्द गरे
यसकारणले तिनीहरूले त्यसलाई बाबेलको राजाकहाँ लिएर गए।
- अब त्यसको गर्जन तिमीहरूले,
इस्राएलको पर्वतमा सुन्नेछैनौ।

- 10 “ तिमी आमा पानीको छेउको
दाखको बोट जस्तै थिई।
त्योसँग प्रशस्त पानी थियो।
यसकारण त्यसले फल लाग्ने हाँगाहरू उत्पन्न गरि।
- 11 त्यसपछि उसले एउटा ठूलो हाँगा उत्पन्न गर्‍यो,
त्यो हाँगा टेक्ने लौरो जस्तो थियो।
त्यो हाँगा राजाको राजदण्ड जस्तो थियो।
बोट अग्लो अनि अग्लो हुँदै गयो।
यसको धेरै हाँगाहरू थिए अनि त्यसले बादलहरू छुन थाल्यो।
- 12 तर बोटलाई जैसँग उखेलिदियो,
अनि त्यसलाई जमीनमा फर्काइ दियो।
गरम पूर्वीय बतास चलन थाल्यो अनि त्यसको फलहरू सुकाई दियो,
शक्तिशाली हाँगाहरू भाँचिए अनि त्यसलाई आगोमा फर्काइ दियो।
- 13 “ तर त्यो दाखको बोट अब मरुभूमिमा रोपियो,
यो एकदमै सुक्खा र पानी नभएको ठाउँ थियो।
- 14 विशाल हाँगामा आगो फैलियो,
आगोले त्यसको हाँगाहरू र फलहरू भस्म पारयो।
यसकारण, कुनै हाँगाको शक्तिशाली लौरो रहने।
कुनै राजाको राजदण्ड थिएन।’

यो मृत्युको बारेमा दुःखको गीत थियो अनि यो मृत्युको बारेमा दुःखको गीतको रूपमा गाइयो।”

20

- 1 एकदिन परमप्रभुलाई एउटा प्रश्न गर्न इस्राएलका बूढा-प्रधानहरू मध्ये कतिजना मकहाँ आए। यो पाँचौं महीनाको दशौं दिन अनि देशबाट निकालिएको सातौं वर्ष थियो। बूढा-प्रधानहरू मेरो अघि बसेका थिए।
- 2 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो,
3 “हे मानिसको छोरो, इस्राएलका बूढा-प्रधानहरूसँग कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले, यो कुरा बताउनु हुन्छ के तिमीहरू मेरो सल्लाह मान्न आएका हो? यदि तिमीहरू आएका हो भने म तिमीलाई यो दिदिन। परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो।’
- 4 हे मानिसहरूको छोरो! के तँ तिनीहरूको न्याय गर्नेछस? के तँ तिनीहरूको न्याय गर्नेछस? तिमीले तिनीहरूलाई ती डरलाग्दा पापहरूको विषयमा बताउनु पर्छ जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए।
- 5 तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ जुन दिन मैले इस्राएललाई छाने, मैले आफ्नो हात याकुबको परिवारको विरुद्ध उठाएँ अनि मैले तिनीहरूलाई मिश्रमा भाकल गरें। मैले आफ्नो हात उठाएँ अनि भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
- 6 त्यसदिन मैले तिमीलाई मिश्रबाट बाहिर ल्याउने प्रतिज्ञा गरेको थिएँ अनि मैले तिमीलाई त्यस प्रदेशमा ल्याएँ जुन मैले तिमीलाई दिँदै थिएँ। त्यो एउटा राम्रो देश थियो जुन धेरै राम्रो चीजहरूले भरिएको थियो। यो सबै देशहरू मध्ये ज्यादै राम्रो थियो।
- 7 “ मैले इस्राएलको परिवारसित तिनीहरूको डरलाग्दा मूर्तिहरू फर्काइ दिनु भनें। मैले त्यो मिश्रको नराम्रो प्रतिमाहरूसित तिनीहरूलाई नराम्रो नहनुको लागि भनें। “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
- 8 तर तिनीहरू मेरो विरुद्ध भए अनि मेरो एक शब्द पनि सुनेनन्। तिनीहरूले आफ्नो डरलाग्दा मूर्तिहरू फर्काइदिएनन्। उनीहरूले आफ्नो नराम्रो मूर्तिहरू मिश्रमा छोडेनन्। यसकारण मैले तिनीहरूलाई मिश्रमा नष्ट गर्ने निर्णय गरेँ अर्थात् आफ्नो क्रोधको पूरै शक्तिको अनुभव गर्न खोजेँ।
- 9 तर मैले तिनीहरूलाई नष्ट गरिर्न। मैले मानिसहरूलाई पहिला नै भनिसकेको थिएँ कि म आफ्नो मानिसहरूलाई मिश्रबाट बाहिर लिएर जान्छु। म आफ्नो राम्रो नाम बद्राम गर्न चाँहादिन। यसकारण मैले तिनीहरूको सामु इस्राएलीहरूलाई नष्ट गरिर्न।
- 10 मैले इस्राएलको परिवारलाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिनीहरूलाई मरुभूमिमा लिएर गएँ।
- 11 त्यसपछि मैले तिनीहरूलाई आफ्नो नियम दिएँ। मैले उनीहरूलाई सारा नियमहरू बताएँ। यदि कोही मानिसले यो नियमहरू पालन गर्‍यो भने ऊ बाँच्नेछ।
- 12 मैले प्रत्येक सात दिन दिनहरूको विश्राम विषयमा तिनीहरूलाई बताएँ। मैले तिनीहरूलाई मेरो पवित्र दिन तिनीहरू अनि मेरो बीचको एक विशेष संकेत जस्तै दिएँ। म परमेश्वर हुँ अनि मैले तिनीहरूलाई आफ्नो विशेष मानिसहरू बनाउँदै छु भनी तिनीहरूलाई बताई दिएँ।
- 13 “ तर इस्राएलको परिवार मरुभूमिमा मेरो विरुद्धमा उठ्यो। तिनीहरूले मेरो नियमहरू अनुरण गरेनन्। तिनीहरूले मेरो विधिहरू पालन गर्न अस्वीकार गरे। मानिसहरू जसले यी विधिहरू पालन गर्छन् ती जीवित रहनेछन्। तर तिनीहरूले मेरो विशेष विश्रामका दिनहरू यस्तो व्यवहार गरे मानौं यसको केही तात्पर्य नै छैन। मैले मरुभूमिमा तिनीहरूलाई नष्ट गर्ने निर्णय गरेँ। आफ्नो क्रोधको पूरै शक्तिको अनुभव तिनीहरूलाई गराउन खोजेँ।

14 तर मैले तिनीहरूलाई नष्ट गरिनु। अन्य राष्ट्रले मलाई इस्त्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देख्यो। म आफ्नो राम्रो नाम समाप्त गर्न चाहँदैन। यसकारण मैले ती राष्ट्रहरूको सामने इस्त्राएललाई नष्ट गरिनु।

15 मैले मरुभूमिमा ती मानिसहरूसित एउटा शपथ ग्रहण गरे। मैले शपथ खाएँ कि मैले तिनीहरूलाई त्यस प्रदेशमा ल्याउँदैन। जुन म उनलाई दिँदछु। त्यो धेरै चीजहरूले भरिएको छ। एउटा राम्रो प्रदेश थियो। यो सबै देश भन्दा ज्यादा सुन्दर थियो।

16 “ मैले त्यसो गरे कारण इस्त्राएलका मानिसहरूले मेरा नियमहरू पालन गर्नु इन्कार गरे। तिनीहरूले मेरो विधि-विधानहरूको अनुसरण गरेनन्। तिनीहरूले मेरो विश्राम दिनहरूमा यस्तो गरे मानौं तिनीहरूलाई कुनै महत्व थिएन। तिनीहरूले यो सबै काम गरे यसकारण किनभने तिनीहरूको हृदय तिनीहरूको मूर्तिहरूलाई सर्पण गरेका थिए।

17 तर मलाई तिनीहरू प्रति दया जाग्यो, यसकारण मैले तिनीहरूलाई नष्ट गरिनु।

18 मैले तिनीहरूको नानीहरूसँग कुरा गरे, “मैले तिनीहरूलाई भनें, आफ्नो आमा-बाबु जस्तो नहुनु। तिनीहरूको नराम्रो मूर्तिहरूबाट आफूलाई नराम्रो नबनाउ। तिनीहरूको नियमको अनुसरण नगर। तिनीहरूको आदेशहरू पालन नगर।

19 म परमप्रभु हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मेरो विधिहरू पालन गर। मेरो विधिहरू मान। त्यो काम गर जुन म गर भन्छु।

20 यो प्रदृशित गर कि मेरो विश्रामको दिन तिमी नमिने महत्वपूर्ण छ। याद राख कि तिनीहरू तिमी र हाम्रो बीच विशेष प्रतीक होस। म परमप्रभु हुँ अनि यो पवित्र दिनले यो संकेत गर्छ कि म तिमीहरूका परमेश्वर हुँ।”

21 “ तर ती नानीहरू मेरो विरुद्ध भए। तिनीहरूले मेरा व्यवस्थाहरू पालन गरेनन्। तिनीहरूले मेरो आदेशहरू मानेनन्। तिनीहरूले त्यो काम गरेनन् जुन मैले भनें, त्यो राम्रो नियम थियो। यदि कसैले उहाँको नियम पालन गर्छ त्यो जीवित रहन्छ। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो काम गरे मानौं तिनीहरूले त्यसको महत्व राख्दैन। यसकारण मैले तिनीहरूलाई मरुभूमि पूर्ण रूपमा नष्ट गर्न निश्चय गरे जसबाट तिनीहरूले मेरो क्रोधको फुरे शक्ति अनुभव गर्न सक्नु।

22 तर मैले आफैलाई रोके। अन्य राष्ट्रहरूले मलाई इस्त्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देखे। जसबाट मेरो नाम अपवित्र नहोस। यसकारण मैले ती अन्य देशहरूको सामुने इस्त्राएललाई नष्ट गरिनु।

23 यसकारण मैले मरुभूमिमा तिनीहरूलाई अझै एउटा वचन दिएँ। मैले तिनीहरूलाई विभिन्न राष्ट्रहरूमा तितर-बितर हुने अनि दोस्रो अनेकौं देशहरूमा पठाउने प्रतिज्ञा गरे।

24 “ इस्त्राएलका मानिसहरूले मेरो आदेशको पालन गरेनन्। तिनीहरूले मेरो नियमहरू पालन गर्न अस्वीकार गरे। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो गरे मानौं तिनीहरू त्यसको महत्व राख्दैनन्। तिनीहरूले आफ्नो पिता-पुर्खाहरूको अपवित्र मूर्तिहरूको पूजा गरे।

25 यसकारण मैले तिनीहरूलाई त्यो नियम दिए, जुन राम्रो थिएन। मैले तिनीहरूलाई त्यो आदेश दिए जसद्वारा तिनीहरूले जीवन प्राप्त गर्नु सक्ने थिएनन्।

26 मैले तिनीहरूले आफ्नो भेट्टीद्वारा आफैलाई अपवित्र बनाउँन दिएँ। तिनीहरूले आफ्नो प्रथम सन्तान सम्म बलि चढाउँन थाले। यस्तो प्रकारले मैले तिनीहरूलाई नष्ट गर्न चाहें। त्यसपछि तिनीहरूले थाहा पाए म नै परमप्रभु हुँ।

27 यसकारण हे मानिसको छोरो! अब इस्त्राएलको परिवारलाई भन, ‘तिनीहरूसँग परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नु हुन्छ इस्त्राएलका मानिसहरूले मेरो विरुद्ध अपवित्र कुराहरू भने अनि मेरो विरुद्ध नराम्रो योजनाहरू बनाए।

28 तर यस्तो हुँदा हुँदै पनि मैले तिनीहरूलाई त्यो देशमा ल्याएँ जुन मैले तिनीहरूलाई दिन्छु भनि प्रतिज्ञा गरेको थिएँ। तिनीहरूले ती पहाडहरू अनि हरियो वृक्षहरूलाई देखे यसकारण तिनीहरूलाई त्यो सबै स्थानहरूमा पूजा गर्न गए। तिनीहरूले आफ्नो बलिदान अनि क्रोध भेट्टी* ती सबै स्थानहरूमा चढाए। तिनीहरूले आफ्नो त्यो बलिदान चढाए जुन भयूर सुगन्धवाला थियो अनि तिनीहरूले आफ्नो पेय भेट्टी पनि ती स्थानमा चढाए।

29 मैले इस्त्राएलको मानिसहरूलाई सोधे, तिनीहरू त्यो उच्च-स्थानमा किन गई रहेछन्। यसरी आज सम्म पनि त्यसलाई अग्लो ठाउँ भनिन्छ।”†

30 परमेश्वरले भन्नुभयो, “इस्त्राएलका मानिसहरूले त्यो सबै अपवित्र कामहरू गरे। यसकारण इस्त्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ तिमीहरूले त्यो कामहरू गरेर आफैलाई अपवित्र बनायो जुन तिमी पिता-पुर्खाहरूले गरेका थिए। तिमीले एउटी वेश्याको जस्तो काम गर्यौं। तिमी ती डरलाग्दा देवताहरूसित मलाई छोडेर गयो जसको पूजा तिमीहरूका पिता-पुर्खाहरूले गर्थे।

31 तिमीले त्यसरी नै उपहारहरू चढाइरहेछौ। तिमीले आफ्नो नानीहरूलाई आगोमा (असत्य देवताहरूको उपहार स्वरूप) हालिदिनेकाछौ। तिमीले आफूलाई आज पनि अपवित्र मूर्तिहरूद्वारा अपवित्र बनाइरहेकाछौ। के तिमी सौँचै सोच्यौ कि म तिमीलाई मकहाँ आएर आफ्नो सल्लाह माग्नु दिन्छु? म परमप्रभु अनि मालिक हुँ। म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिमी प्रश्नको उत्तर दिँदिन अनि तिमीलाई सल्लाह पनि दिँदिन।

32 तिमी भन्छौ तिमी अन्य देशहरू जस्तै हुने इच्छा गर्छौ। तिमी त्यो राष्ट्रको मानिसहरू जस्तै बग्ने इच्छा गर्छौ। तिनीहरू जस्तै काठ अनि दुइगाको पूजा गर्छौ। तिमीले आफ्नो लागि जो सोच्यौ त्यो कदापि हुँदैन।”

33 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिमीहरूमाथि राजाले जस्तै शासन गर्छु। म आफ्नो शक्तिशाली हातहरू उठाउँछु अनि तिमीहरूलाई दण्ड दिन्छु। म तिमीहरू विरुद्ध आफ्नो क्रोध प्रकट गर्छु।

34 म तिमीहरूलाई ती अन्य राष्ट्रहरूबाट निकाल्नेछु। जहाँ तिमीहरूले अरू राष्ट्रका मानिसहरूको माझ छरिएर बसेकाछौ म तिमीहरूलाई बटुल्नेछु। म मेरो शक्तिशाली हात उठाएर यसो गर्नेछु अनि तिमीहरूलाई दण्ड दिनेछु। म मेरो क्रोध तिमीहरूका विरुद्ध खन्याउनेछु।

35 म तिमीलाई मरुभूमिमा लिएर जान्छु, जहाँ अन्य राष्ट्रका मानिसहरू बस्छन्। हामी आमने सामने खडा हुनेछौ अनि हाम्रो मुद्दा निर्णय गरिनेछ।

36 म तिमीसँग त्यस्तै न्याय गर्नेछु जस्तो मैले तिमी पिता-पुर्खाहरूसित मिश्रको मरुभूमिमा गरेको थिएँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

37 “म तिमीलाई मेरो टाँगमुनी छिर्न लगाउनेछु अनि मसित रहेको करार मान्न बाध्य गराउँछु।

38 म जो मेरो विरुद्धमा खडा हुन्छ अनि जसले मेरो विरुद्ध पाप गरेको छ तिनीहरू सबैलाई टाढा पठाउनेछु। म तिनीहरू सबैलाई तिमीहरूको जन्म-भूमिबाट टाढा पठाउनेछु। तिनीहरू इस्त्राएल भूमिमा फेरि कहिल्यै फर्केर आउने छैनन्। तब तिमीले जाने छौ म नै परमप्रभु हुँ।”

39 हे इस्त्राएलका परिवार! अब सुन, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “यदि कुनै मानिसले तिमीहरूको अपवित्र मूर्तिहरूको पूजा गर्ने इच्छा गर्छो भने, त्यसलाई जान देऊ अनि पूजा गर्न देऊ। तर पछि त्यसले नसोच्नु कि तिमीले मदेखि कुनै सल्लाह पाउँछु। तिमीले मेरो नाम भविष्यमा अझै ज्यादा अपवित्र पार्न सक्नेछौ। त्यस समय होइन, जब तिमी आफ्नो अपवित्र मूर्तिलाई भेट्टी दिन जारी राख्यौ।”

40 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “मानिसहरू मेरो पवित्र पर्वत-इस्त्राएलको अग्लो पर्वतमा मेरो सेवाको निमित्त आउनुपर्छ। इस्त्राएलको फुरे परिवार आफ्नो भूमिमा हुनेछन्, त्यहाँ तिनीहरूको देश हुनेछ। त्यो त्यही ठाउँ हो जहाँ तिमीहरू मलाई सल्लाह माग्नु आउनु सक्छौ अनि मलाई भेट्टी चढाउनु

* 20:28: क्रोध भेट्टी मानिसहरूले त्यस भोजलाई “मेलबलि” भने तर इजकिएल गीत्ता गरे अनि भने ती भोजले परमेश्वरलाई क्रोधित बनाए।

† 20:29: यसरी ... भनिन्छ अर्थात्, “आजको दिनसम्म पनि त्यो ठाउँ ‘नामा’ वा ‘उच्चस्थान’ भनिन्छ।”

तिमीहरू त्यस स्थानमा आउनु पर्छ। तिमीहरूले आफ्नो फसलको पहिलो भाग त्यो स्थानमा ल्याउनु पर्छ। तिमीहरूले आफ्नो सबै पवित्र भेटी त्यही ल्याउनु पर्छ।

41 तब तिमीहरूको सुगन्धित बलिदानहरूमा म प्रसन्न हुनेछु। यो सबै त्यस बेला हुनेछ जब म तिमीलाई फर्काई ल्याउँनेछु। मैले तिमीहरूलाई विभिन्न राष्ट्रहरूमा छरपष्ट पारे। तर म तिमीहरूलाई फेरि एकै ठाँउमा भेला गर्छु अनि फेरि तिमीहरूलाई आफ्नो विशेष मानिसहरू बनाउँनेछु अनि सबै राष्ट्रले यो देखेछन्।

42 तब तिमीले बुझ्छौ म नै परमप्रभु हुँ यो तिमीहरूले त्यस बेला थाहाँ पाउछौ जब म तिमीहरूलाई इस्राएलमा लिएर आउँछु। यो त्यही देश हो जुन मैले तिमीहरूको पिता-पुर्वाहरूलाई दिने वचन दिएको थिएँ।

43 त्यो देशमा तिमीहरूले ती अशुद्ध पापहरू याद गर्नेछौ। जसले तिमीहरूलाई दोषी बनायो अनि तिमीहरू लज्जित भयो।

44 हे इस्राएलको परिवार! तिमीहरूले धेरै दृष्ट कामहरू गर्थौ। तिमीहरूलाई त्यो अपवित्र अभ्यासहरूको निम्ति नष्ट गरिनेछ। तर आफ्नो नामको खातिर म तिमीहरूलाई त्यो दण्ड दिनेछैन जसको पात्र तिमीहरू छौ। त्यसपछि तिमीले थाहा पाउनेछौ कि म परमप्रभु हुँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

45 तब परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

46 “हे मानिसको छोरो, ध्यान दिएर दक्षिणपट्टि हेर अनि यहूदाको दक्षिण भाग नेगेव हेर। नेगेवको जङ्गलको[‡] विरुद्ध अगमवाणी गर।

47 नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिमी जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगोले जलाइनेछ।

48 त्यसपछि मानिसहरूले थाहा पाउनेछन् कि मैले अर्थात् परमप्रभुले आगो लगाएको हो। यो आगो निभाउँन सक्तैन।”

49 त्यसपछि मैले भनें, “हे परमप्रभु मेरो मालिक! यदि मैले यो कुराहरू मानिसहरूलाई भने-भने उनीहरूले सम्झन्छन् कि मैले कथा सुनाउँदैछु। तिनीहरूले सोच्दैनन् कि यो साँचो हुनेछ।”

21

1 यसकारण परमप्रभुको वचन फेरि मकहाँ आयो। उहाँले भन्नुभयो,

2 “हे मानिसको छोरो, यसशलेमपट्टि ध्यान देऊ अनि त्यसको पवित्र स्थानहरूको विरुद्ध केही भन। मेरो निम्ति इस्राएल देशको विरुद्ध केही भन।

3 इस्राएल देशलाई भन, ‘परमप्रभुले यी कुराहरू भन्नुभएको छ म तिमीहरूको विरुद्धमा छु! म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु! तिमीहरूबाट दुवै राम्रो नराम्रो सबै मानिसहरू काटेर हटाउनेछु।

4 म राम्रो अनि नराम्रो दुवै मानिसहरू तिमीहरूबाट काटेर हटाउँछु। म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु अनि दक्षिणबाट उत्तर सम्मका सबै मानिसहरूको विरुद्ध उपयोग गर्छु।

5 तब सबै मानिसहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ अनि तिनीहरूले थाहा पाउनेछन् कि मैले नै तरवार म्यानबाट बाहिर निकाले। मेरो तरवार फेरि म्यानमा पस्ने छैन जबसम्म यो शेष हुदैन।”

6 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, दुःखमा परेको मानिसको जस्तो दुःखको आवाज निकाल। मानिसहरूको छेउमा कराऊ।

7 तब तिनीहरूले तिमीलाई सोध्ने छन्, ‘तिमी किन दुःखको आवाज निकालिरहेका छौ?’ त्यस बेला तिमीले भन्नुपर्छ, ‘किनभने कष्टदायक समाचार आउँदै छ। प्रत्येकको हृदय डरले पल्लिने छ। सबै हातहरू कमजोर हुनेछन्। हरेकको आत्मा कमजोर हुनेछ। हरेकको घुँडा पानी जस्तै हुनेछ।’ ध्यान देऊ त्यो नराम्रो समाचार आउँदै छ। यी घटनाहरू घट्नेछन्।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभएको हो।

तरवार तयार छ

8 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

9 “हे मानिसको छोरो, मेरो निम्ति यी कुराहरू गर। यी कुराहरू भन, ‘परमप्रभु मेरो मालिक यी कुराहरू भन्नुहुन्छ:

“‘ध्यान देऊ, एउटा तरवार, एउटा धारिलो तरवार हो, अनि तरवारमा सान लगाइएको छ।

10 तरवार ज्यान लिनको निम्ति धारिलो बनाइएको छ।

बिजुली जस्तै चम्काउनलाई यसमा सान लगाएर टल्काइएको छ।

मेरो छोरा, तिमी त्यो लौरो देखि टाढो भाग्यो जसले तिमीलाई दण्ड दिन्थ्यो।

तिमीले त्यो काठको लौरोबाट दण्डित हुन अस्वीकार गर्थौ।

11 यसकारण तरवारलाई टल्काइएको हो।

अब यो प्रयोग गर्न सकिन्छ।

तरवार धारिलो बनाइएको छ अनि सान लगाइएको छ।

अब यो मार्नेको हातमा दिइसकेको छ।

12 “‘हे मानिसको छोरो! चिच्याऊ अनि कराऊ। किन? किनकि तरवारको उपयोग मेरा मानिसहरू अनि इस्राएलको सबै शासकहरूको विरुद्धमा हुन्छ। ती अगुवाहरू मेरो मानिसहरूसितै तरवारद्वारा मारिनेछन्। यसकारण, तिमीले आफ्नो छाती पीट।

13 किन? किनकि यो परीक्षा मात्र होइन तिमीले काठको लौरोद्वारा दण्डदायी हुन अस्वीकार गर्थौ यसकारण त्यसको अतिरिक्त तिमीलाई दण्ड दिनको निम्ति म के प्रयोग गर्छु? हो, तरवार नै।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

14 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरो! ताली बजाऊ अनि मेरो निम्ति मानिसहरूलाई यी कुराहरू भन,

“तरवार दुइ पल्ट आबोस, तीन पल्ट!

यो तरवार मानिसहरू मार्नुका निम्ति हो।

यो तरवार हो, ठूलो नर-संहारका निम्ति!

[‡] 20:46: नेगेव जङ्गलको परमेश्वरले गील्ला गरिरहनु भएको छ। “नेगेव” मरुभूमि क्षेत्र हो त्यहाँ जङ्गल छैन।

यो तरवारले मानिसहरूलाई काट्नेछ।

15 तिनीहरूको हृदय डरले पल्लिनेछ,
अनि धेरै मानिसहरू लड्नेछन्,

धेरै ज्यादा मानिसहरू आफ्नो नगर-द्वारमा मर्नेछन्।

तरवार बिजुलि जस्तै चम्कनेछ।

यो मानिसहरू मार्नको निम्ति सान लगाएर टल्काइएको हो।

16 हे तरवार! धारिलो हो!

तरवार दाहिनेपट्टि काट

सीधै छेउमा काट

देब्रे पट्टि काट,

जाउ प्रत्येक स्थानमा जहाँ तेरो धारले जानका निम्ति छानेकोछ।

17 “तब म ताली बजाउनेछु

अनि म मेरो क्रोध देखाउनु बन्दा गर्नेछु।

म, परमप्रभुले नै भनेको हूँ।”

यस्शलेम सम्मको बाटो छान

18 परमप्रभुको वचन फेरि मकहाँ आयो,

19 “हे मानिसको छोरो! दुइवटा बाटोको नक्शा बनाऊ त्यो बाबेलका राजाले तरवार इस्राएलमा ल्याउन छाने। दुवै बाटोहरू एउटै भूमिमा आउनु पर्छ। एउटा संकेत शहरको शुरूमा लगाउनु पर्छ।

20 जुन बाटो तरवारले प्रयोग गर्छ त्यसलाई देखाउन संकेत प्रयोग गर। एउटा बाटोले रब्बा अम्मोनो शहर अनि अर्को यहुदा यस्शलेमको बलियो शहर तिर लैजान्छ।

21 यसले स्पष्ट पार्छ कि बाबेलको राजाले त्यो बाटोको योजना बनाउँदैछ, जसद्वारा उसले त्यस क्षेत्रमा आक्रमण गर्न सकोस्। बाबेलको राजा त्यो बिन्दु सम्म आइपुगिसकेकोछ जहाँ दुइवटा बाटो छुटिन्छ। बाबेलको राजाले जादूको संकेतको उपयोग भविष्य जान्नुको निम्ति गरेको हो। उसले केही बाण हल्लायो, उसले परिवारको मूर्तिहरूसँग प्रभु गर्‍यो, उसले मारेको जनावरको कलेजो हेर्‍यो।

22 “संकेतले उसलाई दाहिनेपट्टिको बाटोबाट यस्शलेम पुग्छ भन्ने बताउँदैछ। उसले आफूसँग ध्वंस गर्न हतियार ल्याउने योजना बनाएको छ। उसले आदेश दिनेछ अनि उसको सैनिकले ज्यान मार्न शुरू गर्नेछ। उसले युद्ध घोषणा गर्छ। त्यस समयमा उसले शहरको चारैतिर माटोको पर्खाल बनाउनेछ। उसले पर्खाल सम्म पुग्ने एउटा माटोको बाटो बनाउनेछ। उसले शहरमा आक्रमण गर्नका निम्ति काठको धरहराहरू बनाउनेछ।

23 इस्राएलका मानिसहरूको निम्ति त्यो जादूको चिन्हको केही अर्थ हुँदैन। तिनीहरूले त्यो वचनको पालन गर्छन् जुन तिनीहरूलाई दिइएको छ। तर परमप्रभुले तिनीहरूको पाप याद राख्नु हुनेछ। अनि इस्राएलीहरू कैदी हुनेछन्।”

24 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिमीले तिमीहरूको कुकर्महरू स्मरणीय पारेकाछौ। तिम्रो पापहरू पुरै प्रकाशमा आएको छ। तिमीले मलाई तिमी दोषी थियो भन्ने याद गर्न बाध्य गरायो। यसकारण शत्रुले तिमीलाई आफ्नो हातमा लिनेछ।

25 अनि इस्राएलका दुष्ट शासकहरू! तिमीहरू मारिनेछौ, तिम्रो ढण्डको समय आई सक्थ्यो। अब अन्त छेउमा छ।”

26 परमप्रभु मेरो मालिक यो संदेश दिनुहुन्छ, “फेटा उठा। मुकुट उठा! परिवर्तनको समय आइपुग्यो। महत्वपूर्ण चीजहरू तल ल्याइनेछ अनि जो मानिसहरू महत्वपूर्ण छैनन् तिनीहरू महत्वपूर्ण बनिनेछन्।

27 म त्यो शहरहरू पूर्णरूपमा नष्ट पार्नेछु। तर यो त्यस बेला सम्म हुँदैन जब सम्म उपयुक्त मानिस राजा हुँदैन। त्यसपछि म बाबेलको राजालाई शहरमाथि अधिकार गर्नदिन्छु।”

अम्मोनको बिस्दुमा अगमवाणी

28 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरो, मेरो निम्ति मानिसहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले यी कुराहरू अम्मोनका मानिसहरू अनि तिनीहरूको लज्जित देवतासँग भन्नुहुन्छ:

“ ‘ध्यान देऊ, एउटा तरवार!

एउटा तरवार म्यानबाट बाहिर छ।

तरवार टल्काइएको छ!

तरवार मार्नको निम्ति तयार छ!

बिजुली जस्तो चम्काउनका निम्ति यसलाई टल्काइएको थियो।

29 “ ‘तिम्रो दर्शन व्यर्थ छ।

तिम्रो जादूले तिमीलाई सहायता गर्नेछैन।

यो झुठो अगमवाणी हो।

अब ती दुष्ट मानिसहरूको घाँटीमा तरवार राखिन्छ।

तिनीहरू चाँडै मर्नेछन्।

अन्त्यको दिन आइपुगेको छ।

तिनीहरूको पापको अन्तिम समय आइसकेकोछ।

बाबेलको बिस्दुमा अगमवाणी

30 “ ‘अब तिम्रो तरवार (बाबेललाई) म्यानभित्र राख। बाबेल! म तिमीसित न्याय त्यही गर्छु तिमी जहाँ बसेकाछौ। अथवा त्यही देश जहाँबाट तिमी उत्पन्न भएका थियो।

31 म तिम्रो विस्दु आफ्नो क्रोध खन्याउँछु। मेरो क्रोधले तिमीलाई तातो हावाले जस्तै जलाउँछ। म तिमीलाई क्रूर मानिसहरूको हातमा सुम्पिन्छु। ती मानिसहरू मानिसहरूलाई मारुं सिपालु छन्।

32 तिमी आगोका निम्ति दाउरा जस्तै हुनेछौं। तिमी रगत पृथ्वीमा बग्नेछ, फेरि मानिसले तिमीलाई कहिल्यै याद गर्ने छैनन्। म परमप्रभुले यो भनेको हुँ।”

22

इजकिएल यरशलेमको बिस्दुमा बोल्छन्

- 1 परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,
- 2 “हे मानिसको छोरो! के तिमी न्याय गर्छौ? के तिमी हत्याराहस्यको शहरसित न्याय गर्छौ? के तिमी तिनीहरूसित त्यो डरलाग्दो कुराहरूको विषयमा भन्छौ जुन तिनीहरूले गरे?”
- 3 तिमीले भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ शहर हत्याराहस्यले भरिएको छ। यसकारण यसको निम्ति दण्डको समय आइसकेको छ। त्यसले आफ्नो निम्ति अपवित्र मूर्तिहरू बनायो अनि यी अपवित्र मूर्तिहरूले तिनीहरूलाई अपवित्र बनायो।
- 4 “ यरशलेमका मानिसहरू, तिमीहरूले धेरै मानिसहरू मार्यौ। तिमीहरूले अपवित्र मूर्तिहरू बनायौ। तिमीहरू दोषी छौ अनि तिमीहरूलाई दण्ड दिने समय आइसकेको छ। तिमी अन्त आइसकेको छ। अन्य राष्ट्रहरूले तिमी हंसो उडाउनेछन्। ती देशहरू तिमीमाथि हँसेछन्।
- 5 टाढा अनि नजिकका मानिसहरूले तिमी हंसो उडाउने छन्। तिमीले आफैलाई बदनाम गर्थौ। तिमी उपद्रोले भरिएका छौ।
- 6 “ हेर! यरशलेममा प्रत्येक शासकले आफैलाई शक्तिशाली बनाएको छ जसद्वारा तिनीहरूले अन्य मानिसहरूलाई मारन सक्छन्।
- 7 यरशलेमका मानिसहरूले आफ्नो आमा बाबुको सम्मान गर्दैनन्। तिनीहरूले शहरहरूमा विदेशीहरूलाई सताउनेछन् तिनीहरूले दुहरा-दुहुरी अनि विधुवाहरूलाई पनि त्यो स्थानमा उग्ल्छन्।
- 8 तिमीहरूले पवित्र चीजलाई घृणा गर्छौ। तिमीहरूले मेरो विश्रामको दिनलाई यस्तो मान्छौ मानौं त्यस दिनको कुनै महत्व छैन।
- 9 यरशलेमका मानिसहरू अरु मानिसहरूको विषयमा झट्टो बोल्छन्। यिनीहरूले यी निदोष मानिसहरूलाई मार्नका निम्ति गर्छन्। मानिसहरू डाँडाहरूमाथि मूर्तिहरूलाई अर्पण गरेका भोजहरू खान जान्छन्।
- 10 ‘यरशलेममा मानिसहरूले धेरै व्यभिचारी पापहरू गर्दछन्।
- 11 यरशलेमका मानिसहरू आफ्नो पिताको प्रीतिसँग व्यभिचार गर्छन्। यरशलेमका मानिसहरू रजस्वलको समयमा पनि स्त्रीहरूसँग अशुद्ध सम्भोग गर्छन्।
- 12 कसैले आफ्नो छिमेकीको प्रीतिसित यस्तो डरलाग्दो पाप गर्छ। कसैले आफ्नो आफन्तहरूसँग पनि शारीरिक सम्बन्ध राख्छन् अनि उसलाई अपवित्र बनाउनेछन् अनि कसैले आफ्नो बाबुकी छोरी अर्थात बहिनीसँग शारीरिक सम्बन्ध राख्छन्।
- 13 यरशलेममा तिमीहरूले, मानिसहरू मार्नको निम्ति पैसा लिन्छौ। तिमीहरूले ऋण दिन्छौ अनि त्यो ऋणको ब्याज लिन्छौ। तिनीहरू नाफा लिनकालागि आफ्ना छिमेकीहरूलाई दबाउँछौ। अनि तिमीहरूले मलाई बिसेकाछौ।”
- 14 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
- 15 परमेश्वरले भन्नुभयो, “ अब हेर! म तिनीहरूलाई देखेर ताली बजाउनेछु। मानिसहरूलाई धोका दिएको अनि हत्या गरेकोमा तिमीहरूलाई दण्ड दिन्छु।
- 16 के त्यसपछि तिमी वीर भन्छौ? जति बेला म तिमीहरूलाई ढण्ड दिन आउनेछु के तिमी प्रयाप्त बलियो भएका हुन्छौ? अहं म परमप्रभु हुँ। मैले यो भनिदिएँ अनि म त्यति गर्छु जुन मैले गर्छु भनें।
- 17 म तिमीलाई जाति जातिहरूको बीचमा पार्नेछु। म तिमीहरूलाई जाति-जातिहरूको बीचमा तितर-बितर पार्नेछु। म सबै अशुद्धता तिमीबाट निकालिदिनेछु।
- 18 तर यरशलेम तिमी अपवित्र हुन्छौ अनि अरु देशहरूले यो घटना देख्छ। त्यसपछि तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ।”

इसाएल बेकामको मस्भूमि जस्तै छ

- 17 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
- 18 “हे मानिसको छोरो, तँवा, फलाम, जस्ता, अनि सीसा चाँदीको तुलनामा बेकार छ। कारीगरले चाँदीलाई शुद्ध पार्न आगोमा हाल्छ। चाँदी गल्छ अनि कारीगरले यसलाई मैलाबाट अलग पार्छ। इस्राएल देश बेकारको मैला जस्तो भएका छ।
- 19 यसैकारण परमप्रभु मेरो मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू सबै बेकारको मैला जस्तो भएका छौ। त्यसकारण म तिमीहरूलाई यरशलेम भित्र भेला गराउनेछु।
- 20 कारीगरले चाँदी, काँसा, फलाम, सीसा अनि जस्तालाई आगोमा हाल्छ। आगो एकदमै टूलो बनाउनको निम्ति फुकिन्छ। त्यसपछि यो धातुहरू सबै गल्न थाल्छ। यस्तै प्रकारले म तिमीलाई आफ्नो आगोमा हालेर पगाल्छु। त्यो मेरो आगो चाँहि क्रोध हो।
- 21 म तिमीलाई त्यो आगोमा हाल्छु अनि म आफ्नो क्रोधको आगो फुक्छु अनि तिमी पगलिन थाल्छौ।
- 22 चाँदी आगोमा पगलिनछ अनि कारीगरले चाँदी हाल्छ अनि पगाल्छ। यस्तै प्रकारले शहरमा तिमी पगलिनछौ। त्यसपछि तिमीले थाहा पाउनेछौ कि म नै परमप्रभु हुँ अनि तिमीले सम्झनेछौ कि म नै तिमी विरुद्ध आफ्नो क्रोध निकाल्दैछु।”

इजकिएल यरशलेमको विरुद्ध बोल्छन्

- 23 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
- 24 “हे मानिसको छोरो! यरशलेमसित कुरा गर। उसलाई भन, तिमी भूमि हो जुन सफा पारिएको छैन। जब म क्रोधित हुन्छ तिमीमाथि पानी पर्नेछैन।
- 25 यरशलेममा आगमवक्ताहरूले नराप्रो योजना बनाइरेहछ ऊ त्यो सिंह जस्तो भएको छ, जब त्यसले आफूले पत्रेको जनावर खान्छ त्यस समय गर्जन्छ। ती आगमवक्ताहरूले धेरै जीवनहरू नष्ट गरेका छन्। तिनीहरूले धेरै बहुमल्य चीहहरू राखेका छन्। तिनीहरूले यरशलेममा धेरै स्त्रीहरूलाई बिधुवा बनाए।
- 26 “पूजाहारीहरूले मेरो ब्यावस्था भङ्ग गरेका छन्। तिनीहरूले मेरो पवित्र चीजहरू अपवित्र बनाएका छन्। तिनीहरूले पवित्र र अपवित्र वस्तुहरूमा भेद राख्दैनन् अनि तिनीहरूले मानिसहरूलाई सफा र मैला बीचको भिन्नता सिकाउँदैनन्। तिनीहरूले मेरो विश्रामको दिनलाई सम्मान गर्न अस्वीकार गरे। म तिनीहरूको बिचमा अपमानित भएकोछु।
- 27 “यरशलेमका बढा-प्रधानहरू आफूले पत्रेका पशुहरू खाँदै गरेका ब्वाँसाहरू जस्तै छन्। बढा-प्रधानहरू फायदा लिनको लागि मानिसहरूलाई आक्रमण गर्छन् अनि मार्छन्।
- 28 “आगमवक्ताहरूले मानिसहरूलाई चेतावनी दिँदथे तिनीहरूले सत्यलाई लुकाउँथे। तिनीहरू त्यो कारीगर जस्तै हुन जसले पर्खाल दुब बनाउँदैन केवल दूलोमा लेगाइदिन्छ। तिनीहरूको ध्यान केवल झूटोमाथि हुन्छ। तिनीहरूले आफ्नो जादूको उपयोग भविष्य जान्नाका निम्ति गर्छन्। तर

तिनीहः खाली झटो बोल्छन्। तिनीहः भन्छन्, 'परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।' तर तिनीहः खाली झटो बोल्तिहेछन् परमप्रभुले तिनीहःसँग बात गर्नुभएन।

29 "सामान्य जनता एका-अर्कामा लाभ उठाउँछन्। तिनीहः एका-अर्कालाई धोका दिन्छन् अनि चोरी गर्छन्। तिनीहः गरीब अनि असहाय मानिसहरूसँग यस्तो व्यवहार गर्छन्। तिनीहःले विदेशीहःलाई पनि धोका दिन्छन्, मानौं तिनीहःको विरुद्ध कुनै नियम छैन।

30 "देश रक्षाकोलागि पर्खाल बनाउन अथवा त्यहाँ भत्केको भागमा उभिन एकजना मानिस मैले तिनीहःको माझमा खोजें धाँदोमा उभिए प्रार्थना गर्ने मानिस तर जसले त्यस्तो गर्न सक्थ्यो कुनै मानिस पनि पाउन सकिन।

31 यसकारण म आफ्नो क्रोध प्रकट गर्छु, म तिनीहःलाई पूर्ण रूपमा नष्ट गर्छु! अपवित्र कामको निम्ति म तिनीहःलाई दण्ड दिन्छु। जुन तिनीहःले गरे। यो सब तिनीहःको दोष हो।" परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

23

1 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

2 "हे मानिसको छोरो! सामरिया र यरुशलेमको विषयमा यो कथा सुन! त्यहाँ दुइ बहिनी थिए! तिनीहः एउटै आमाका छोरीहरू थिए।

3 तिनीहः मिश्रमा त्यस बेला वेश्या भए जब सानो बहिनी एकदमै सानो थिई। मिश्रमा तिनीहःले पहिलो प्रेम गरे अनि मानिसहरूले आफ्नो हातले तिनीहःको स्तनलाई छुए।

4 ठूली दिदीको नाम ओहोला थियो अनि उसको बहिनीको नाम ओहोलिबा थियो। तिनीहः मेरो पत्नीहरू भए अनि हामीहरूका छोरा-छोरीहरू भए। (ओहोला चाहिँ सामरिया हो अनि ओहोलिबा चाहिँ यरुशलेम हो।)

5 "त्यसपछि ओहोला पतिव्रता रहिन तर एउटी वेश्या जस्तो हुन गई। उसले आफ्नो प्रेमिहरू प्रति मात्र चाख राख्थाली।

6 उसले अशरूको सैनिकलाई तिनीहःको वैजनी वस्त्र देखी तिनीहः घोडाहरूमा चढने सबै जवान मानिसहरूले मन पराउँथे। तिनीहः राजपालहरू अनि अधिकारीहरू थिए।

7 अनि ओहोलाले आफूलाई ती सबै मानिसहरूलाई सुम्पी दिए। ती सबै अशरूको सेनाहरूमा विशिष्ट छानिएका सैनिकहरू थिए। अनि ती सबैसित मोहित भई! उ ती अपवित्र मूर्तिहरूसित अपवित्र भई।

8 यसको अतिरिक्त उसले मिश्रसित आफ्नो प्रेम-व्यापार छोडी। मिश्रले त्योसित त्यस बेला प्रेमा फरयो जब ऊ कुमारी थिई। मिश्र उसको स्तन छुने पहिलो प्रेमी थियो। मिश्रले तिनीमाथि आफ्नो झटो प्रेम गर्थ्यो।

9 यसकारण मैले त्यसको प्रेमीहरूलाई त्यसको कुमारी अवस्था भोग गर्न दिएँ। उसले अशरूहरूलाई चाहन्थी, यसकारण मैले उसलाई तिनीहःसित छोडि दिएँ।

10 तिनीहःले त्यसलाई बलात्कार गरे। तिनीहःले त्यसको नानीहरू लिए अनि तिनीहःलाई तरवारले मारे। तिनीहःलाई दण्ड दिएँ अनि श्रीहरूले अहिले सम्म त्यसको कुरा गर्छन्।

11 "उसको सानो बहिनी ओहोलिबाले यी घटनाहरू पढेको देखी। तर ओहोलिबाले आफ्नो दिदी भन्दा ज्यादा पाप गरी। ऊ ओहोलिबा भन्दा अझ खराब वेश्या भई।

12 ऊ अशरूको राज्यपालहरू अनि अधिकारीहरूलाई चाहन्थी। उसले वैजनी सुन्दर वस्त्र घोडसवार सैनिकहरूलाई चाहन्थी। तिनीहः सबै मनपर्दो जवान मानिसहरू थिए।

13 मैले देखें ती दुवै श्रीहरू एउटै गल्ती गरे आफ्नो जीवन नष्ट गरिरहेका थिए।

14 "ओहोलिबा म प्रति धोकेबाज भई। बाबेलमा उसले मानिसहरूको चित्र पर्खालमा कोरिएको देखी। त्यो कल्दी मानिसहरूको रातो वस्त्र लगाएको चित्र थियो।

15 तिनीहःले कम्मरमा पेटी अनि शिरमा लामो फेटा बाधेका थिए। तिनीहः सबै रथको अधिकारी जस्ता देखिन्थे। तिनीहः सबै बाबेलको जन्मभूमिमा उत्पन्न पुरुष जस्तो ज्ञात हुन्थ्यो।

16 ओहोलिबाले तिनीहःलाई चाहन्थी। उसले तिनीहःलाई आमन्त्रित गर्नका निम्ति स्वर्गदूत पठाई।

17 यसकारण बाबेलवासीहरू त्यसको ओच्छ्यानमा सहवास गर्न आए र आफ्नो कामवासनाले त्यसलाई अशुद्ध पारे। तिनीहःबाट भ्रष्ट भए पछि वाक्क भए त्यसको मन तिनीहः देखि हल्यो।

18 "ओहोलिबाले त्यो धोकेबाज हो भनी सबलाई देखाई उसले यति ज्यादा मानिसहरूलाई आफ्नो नाङ्गो शरीरको प्रयोग गर्न दिई कि मलाई ऊ प्रति त्यसै घृणा उत्पन्न भयो, जस्तो उसको बहिनी प्रति भएको थियो।

19 ओहोलिबाले घरि-घरि मलाई धोका दिइरही अनि उसले आफ्नो प्रेम-व्यापार याद गरि जुन उसले युवावस्थाका मिश्रमा गरेकी थिई।

20 उसले आफ्नो प्रेमीको गधाको जस्तो लिंग अनि वीर्य चाहिँ घोडाको झै निस्केको सम्झना गरी।

21 "ओहोलिबा, तिमीले आफ्नो ती दिनहरू याद गर्थौं जब तिमी युवती थियो, जब तिमी प्रेमीले तिमी स्तन छुन्थे अनि युवावस्थाका स्तन माडेका थिए।

22 यसकारण ओहोलिबा, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ 'तिमीले आफ्नो प्रेमीहरूलाई घृणा गर्न थाल्यौ। तर म तिमी प्रेमीहरूलाई भन्छु कि तिनीहःले तिमीलाई चारे तिरबाट धेरैछन्।

23 म ती सबै मानिसहरूलाई बाबेलमा विशेष गरी कल्दीहरूलाई ल्याउँछेछु। म पकोद शोअ अनि कोअबाट मानिसहरूलाई ल्याउँछेछु अनि ती सबैलाई अशरूबाट ल्याउँछु। यस्तै प्रकार म सबै शासकहरू अनि अधिकारीहरूलाई ल्याउँछु। तिनीहः सबै योग्य, रथहरूको विशेष योग्यताको निम्ति छानिएका घोडसवार थिए।

24 तिनीहःको भीड तिमीमा आउने छ। तिनीहः आफ्नो घोडामा अनि आफ्नो रथहरूमा आउनेछन्। तिनीहः धेरै संख्यामा हुनेछन्। तिनीहःसित भाला, तिनीहःको ढाल अनि तिनीहःको शिरमा सुर्खा कवच हुनेछ। तिनीहः तिमी चारे तिर जम्मा हुनेछन्। म तिनीहःलाई बताउनेछु कि तिनीहःले मसँग के गरे अनि तिनीहःले आफ्नो तर्फबाट तिनीहःलाई दण्ड दिनेछन्।

25 म तिमीहरूलाई मेरो इच्छा शक्ति तिमीहरूको विरुद्ध देखाउनेछु। तिनीहः अत्यन्तै क्रोधित हुनेछन् अनि तिमीहरूलाई चोट पुर्याउनेछन्। तिनीहःले तिमी नाक अनि कान काट्नेछन्। तिनीहःले तिमीहरूलाई तरवारले मार्नेछन्। त्यसपछि तिनीहःले तिमी नानीहरू लिएर जानेछन् अनि तिनीहःले ती नानीहरू जलाई दिनेछन्।

26 तिनीहःले तिमी राम्रो लुगा गर-गहनाहरू लिनेछन्।

27 अनि म तिमी मिश्रसित व्यवहार कार्यहरू रोकिदिनेछु। तिमीहरूले फेरि कहिल्यै तिनीहःसित फर्केर हेर्नेछैनौ। तिमीले फेरि कहिल्यै मिश्रलाई याद गर्ने छैनौ।" "

28 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म तिमीलाई ती मानिसहरूको हातमा दिँदछु जसलाई तिमीले घृणा गर्छौं। म तिमीलाई ती मानिसहरूको हातमा दिन्छु जसलाई तिमीले घृणा गर्न थालेको थियो।

29 अनि तिमीहरूले देखाउनेछन कि तिमीहरूले तिमीलाई कति घृणा गर्नेछ। तिमीहरूले तिम्नो प्रत्येक चीज लानेछन जुन तिमीले कमाएकीछौ। तिमीहरूले तिमीलाई खाली हात र नाङ्गो छोडिदिनेछन। मानिसहरूले तिम्नो पाप, वेश्यापना अनि लाज तिम्नो भक्तिहीन स्पष्ट देख्ने छन्।

30 यी चीजहरू तिमीमाथि आइलाग्थे किनभने तिमी आफैले आफैलाई वेश्या झैं राष्ट्रहरूको पछि गएर कलंकित बनायो अनि तिमीहरूका धिनलाग्दा मूर्तिहरूले फोहोर बनायो।

31 तिमीले आफ्नो दिदी कै चालमा हिँड्यौ अनि त्यसरी नै गरिरह्यौ। तिमीहरू आ-आफैले विषको कचौरा लियो अनि त्यो आफ्नो हातमा उठाएर राख्यौ। तिमीले आफ्नो दण्ड स्वयं कमायो।”

32 परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ:

“तिमीले आफ्नो दिदीको विषको कचौरा पिउनेछौ।

यो विषको कचौरा लामो-गहिरो छ।

त्यो कचौरामा धेरै विष छ।

मानिसहरू तिमीप्रति हाँसेछन अनि हाँसो उडाउनेछन।

33 तिमी मतवाला मानिस जस्तै लडबडाउनेछौ।

तिमी ज्यादै अस्थीर हुनेछौ।

यो ध्वंश अनि सर्वनाश हो।

यो त्यही कचौरा जस्तै हो, जुन तिम्नो दिदी सामरियाले पिएकी थिई।

34 तिमीले त्यही कचौराबाट विष पिउनेछौ।

तिमीले त्यसको अन्तिम थोपा सम्म पिउनेछौ।

तिमीले कचौरा फर्प्येकर त्यसलाई टुक्रा-टुक्रा बनाउनेछौ

अनि तिमीले आफ्नो छाती जथा भावी पिट्नेछौ।

यो हुनेछ किनकि म परमप्रभु अनि मालिक हूँ

अनि मैले यी कुराहरू भने।

35 “यस्तो प्रकारले परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, ‘यस्शलेम, तिमीले मलाई बिर्सियो। तिमीले मलाई फर्काए दियो अनि पछाडी छोडिदियो। यसकारण तिमीले मलाई छोडेको अनि वेश्या झैं बाँचेकोमा तिमीले दण्ड भोग्नु पर्नेछ। तिम्नो दुःख्योईका निम्ति तिमीले दण्ड भोग्नुपर्छ।’ ”

ओहोला अनि ओहोलीबाको विरुद्ध निर्णय

36 परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तिमी ओहोला अनि ओहोलीबाको न्याय गर्छौ? तब तिनीहरूलाई ती भयंकर कुराहरू भन जुन तिनीहरूले गरेका छन।

37 तिनीहरूले व्यभिचारी पाप गरे। तिनीहरूले हत्या जस्तो अपराध गरे। तिनीहरूले वेश्या जस्तो काम गरे, तिनीहरूले आफ्नो अपवित्र मूर्तिहरूको लागि मलाई छोडिदिए। तिनीहरूले तिनीहरूको नानीहरूलाई बलिदान दिए जो मेरा निम्ति जन्माएका थिए। तिनीहरूले आफ्नो मूर्तिहरूलाई भोजन दिनका निम्ति यसो गरे।

38 तिनीहरूले मेरो विश्रामको दिन अनि पवित्र स्थानहरूमा यस्तो काम गरे मानौं त्यसको कुनै महत्व छैन।

39 तिनीहरूले मूर्तिको लागि आफ्नो नानीहरूलाई मारे अनि मेरो पवित्र स्थानमा गए अनि त्यसलाई अपवित्र बनाए। तिनीहरूले यो मेरो मन्दिरभित्र यस्तो गरे।

40 “तिनीहरूले अत्यन्तै टाढो ठाँउमा मानिसहरूलाई बोलाए। यी मानिसहरूका निम्ति तिमीले एउटा स्वर्गदूत पठायो अनि तिनीहरू तिमीलाई हेर्न आए। तिमीले तिनीहरूको निम्ति नुहायो, आफ्नो आँखा सिंगार्यौ अनि गर-गहनाहरू लगायो।

41 तिमी राम्रो ओछ्यानमा बस्यौ, जसको छेउमा टेबलमा राखिएको थियो। तिमीले मेरो सुगन्धित धूप अनि तेल त्यही टेबलमा राख्यौ।

42 “यस्शलेममा यस्तो आवाज सुनियो जुन मानिसहरूले भोज मनाइरहे जस्तो लाग्यो। तिनीहरू मध्ये यस्शलेमबाट आउनेहरू पहिले नै मातेका थिए। तिनीहरू मरुभूमिबाट आए अनि स्त्रीहरूलाई चुरा अनि राम्रो राम्रो शिरवन्दीहरू दिए।

43 तर मैले त्यो स्त्रीसित बात गरें, जो व्यभिचार कर्मले शिथिल भएकी थिई। मैले उसलाई भनें, ‘के तिनीहरूसित लगातार व्यभिचार गरिरहन सक्छन, अनि उसले त्यससित व्यभिचार गरिरहन सक्छे?’

44 तर ऊ त्योसित त्यसरी नै गईरहयो जसरी एउटा वेश्या भएकहाँ ऊ जान सक्थ्यो। हो, ऊ ती दुष्ट स्त्रीहरू ओहोला अनि ओहोलीबाकहाँ गएरह्यो।

45 “तर धार्मिक मानिसहरूले तिनीहरूको न्याय अपराधी भनी गर्नेछन। ती स्त्रीहरूलाई तिनीहरूले अपवित्र अनि व्यभिचारीणीहरू भनी न्याय गर्नेछन। किन? किनकि ओहोला अनि ओहोलीबाको व्यभिचार पाप गरेकाछन अनि तिनीहरूले जुन स्त्रीहरूको हत्या गरेका थिए तिनीहरूको रगतले तिनीहरूको हातहरू कलंकित छन्।”

46 परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो, “मानिसहरूलाई एकै ठाउँमा भेला गर। त्यसपछि तिनीहरूले ओहोला अनि ओहोलीबालाई सजाय दिनेछन। मानिसहरूको त्यो समूहले ती दुष्ट स्त्रीहरूलाई दण्ड दिनेछन तथा तिनीहरूको हाँसो उडाउनेछन।

47 तब त्यो समूहले तिनीहरूलाई ढुङ्गा हान्नेछन अनि तिनीहरूलाई मार्नेछन, तब त्यो समूहले आफ्नो तरवारले स्त्रीहरूलाई टुक्रा पार्नेछन ती स्त्रीहरूको नानीहरूलाई मार्नेछन अनि घाजलाई दिनेछन।

48 यस्तो प्रकारले म यो देशको दुष्टतालाई अन्त गरिदिनेछु, अनि सबै स्त्रीहरूलाई चेताउनी दिनेछु कि तिनीहरूले अब यस्तो लज्जित काम नगरुन जुन तिमीहरूले गर्थौं।

49 तिनीहरूले तिमीलाई त्यो दुष्ट कामको निम्ति दण्ड दिनेछन जुन तिमीले गर्थौं अनि तिमीलाई तिम्नो आफ्नो मूर्तिको निम्ति पनि दण्ड दिनेछ। त्यस बेला तिमीले थाहा पाउनेछौ कि म नै परमप्रभु अनि मालिक हूँ।”

1 परमप्रभु मेरो मालिकको वचन मकहाँ आयो। त्यो दिन देशबाट निकालिएको नवौं वर्षको दशौं महीनाको दशौं दिन थियो। उहाँले भन्नुभयो,
 2 “हे मानिसको छोरो! आजको दिन र आजैको दिनको नाम लेखिराख ‘आजै बाबेलको राजाको सेनाले यरूशलेमलाई घेर्यो।’
 3 यो कुरा त्यो घरानालाई भन (इसाएल) जुन परिवार आज्ञा पालन गर्न अस्वीकार गरिरहेछ। उसलाई यो कुराहरू भन। ‘परमप्रभु मेरो मालिक यसो भन्नुहन्छः

“ ‘भौँडा आगोमाथि राख,

भौँडा राख अनि त्यसमा पानी हाल।

4 त्यसमा राम्रो-राम्रो टुक्राहरू हाल, फिला
 अनि कुमको मासुको टुक्राहरू हाल।

भौँडा सर्वोत्तम हड्डीहरूले पूरा भर।

5 बगालको राम्रो-राम्रो पशुहरू उपयोग गर,

भाडाको तल पूरा आगो लगाऊ,
 अनि मासुको टुक्राहरू पकाऊ।

सुरूआलाई त्यस बेला सम्म पकाऊ जब सम्म हड्डीहरू राम्रोसँग पाक्दैन!’

6 “ ‘यसर्थ परमप्रभु मेरो मालिक यसो भन्नुहन्छः

यो यरूशलेमको निम्ति नराम्रो हुन्छ।

यो हत्याराहरूले भरिएको शहरका निम्ति नराम्रो हुन्छ।

यरूशलेम त्यो भौँडा जस्तै हो जसमा खियाको दाग छ

अनि त्यो खियाको दाग जब सम्म हट्दैन

त्यो भौँडा शूद्र हुँदैन यसकारण मासुको प्रत्येक टुक्रा भौँडाबाट बाहिर निकाल! त्यो मासु नखौँऊ।

पूजाहारीलाई त्यो बेकामको मासुबाट एउटा टुक्रा पनि छान्न नदेऊ!

7 यरूशलेम त्यो कलंकित दाग लागेको भाडा जस्तै हो।

किन? किनकि त्यसले बगाएको रगत त्यहाँ अहिले सम्म छ!

उसले खुल्ला चट्टानमा रगत हाली।

उसले रगत भईमा पोखाई अनि त्यसलाई धूलोले छोपीदिई।

8 मैले त्यसको रगत खुल्ला चट्टानमा हालें।

यसकारण यो नछोपियोस्।

मैले यसो गरें जसबाट मानिसहरू क्रोधित होस्

अनि उसले निर्दोष मानिसहरूलाई हत्याको दण्ड दिओस्।

9 “ ‘यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहन्छः

हत्याराहरूले भरिएको यो शहरमा नराम्रो हुनेछ।

म आगोको लागि दाउराको थुप्रो लगाई दिन्छु।

10 भौँडाको मुनि धेरै दाउरा लगाऊ।

आगो बाल राम्रोसँग मासु पकाऊ।

मसला मिलाऊ

अनि हड्डीहरू बेस्सरी पकाऊ

जब सम्म ती हड्डीहरू गल्दैनन्।

11 तब भौँडालाई खाली कोईलामा छोडीदिऊ।

यसलाई यति तातो हुनु देऊ कि

यसको दाग पनि डडोस्।

त्यहाँबाट अपवित्रता पूरै जाओस् अनि खिया नाश होस्।

12 “ ‘यरूशलेमले आफ्नो दागलाई धनुको लागि

कठोर परिश्रम गर्न सक्छ

तर त्यो ‘खिया’ जँदैन।

आगोले (दण्डले) मात्र त्यो खिया हटाउनु सक्छ!

13 “ ‘तिमीले मेरो विरुद्ध पाप गर्थौं

अनि पापले कलंकित भयौं मैले तिमीलाई नुहाई दिन खोजें,

अनि तिमीलाई शूद्र बनाउन चाहें।

तर दाग बाहिर आएन।

म तिमीलाई फेरि नुहाई दिन चाहौंदिन।

जब सम्म मेरो तातो क्रोध तिमी प्रति समाप्त हुँदैन।

14 “ ‘म परमप्रभु हुँ। मैले भनें, तिमीले दण्ड पाउनेछौ, अनि म यो गराउँछु। म दण्ड रोक्ने छैन। म तिम्रो निम्ति दुःखीत हुने छैन। म तिमीलाई अपवित्र कामहरूको निम्ति दण्ड दिन्छु, जो तिमीले गर्थौं। परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।’ ”

इजकिएलको पत्रीको मृत्यु

15 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

- 16 “हे मानिसको छोरा! तिमी आफ्नो पत्नीलाई ज्यादै प्रेम गर्छौं, तर म उसलाई तिमीदिखि टाढो लान्छु। तिम्रो पत्नी अचानक मर्नेछन्। तर तिमीले उसको मृत्युमाथि शोक गर्ने छैनौ। तिमी चिच्याउने छैनौ। आफैलाई रन नदेऊ।
- 17 तर तिमीले आफ्नो शोकमा सुक्केरा हाल। आफ्नो मृतक पत्नीका निम्ति नरोऊ। तिमीले सधैं जस्तै साधारण लुगा लगाऊ। आफ्नो फेटा र जुता लगाऊ। आफ्नो शोक प्रकट गर्न जुगाँ नछोप अनि एउटा मानिस मर्दा मानिसहरूले खाने भोजन नखाऊ।”
- 18 त्यसको अर्को बिहान, म मानिसहरूलाई भन्दै थिएँ। त्यही साँझ मेरी पत्नीको मृत्यु भयो। अर्को बिहान मैले त्यही गरे जुन परमेश्वरले मलाई आज्ञा दिनु भएको थियो!
- 19 त्यसपछि मानिसहरूले मलाई सोधे, “तिमीले यो काम किन गरिरहेकाछौ? यसको अर्थ के हो?”
- 20 मैले तिनीहरूलाई भने, “परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो,
- 21 इस्राएलको घरानालाई भन्नु, परमप्रभु मेरो मालिकले भन्नुभयो, ‘हेर, म मेरो स्थानलाई नष्ट गर्नेछु। तिमीहरूलाई त्यसको घमण्ड छ अनि तिमीहरूले यसको विषयमा प्रशंसाको गीत गाउँछौ। तिमीले त्यो स्थान हेर्न मन पराउँनेछौ। तिमी साँच्चै त्यो ठाँउलाई प्रेम गर्छौ। तर म त्यो ठाँउ नष्ट गर्नेछु अनि तिमीले त्यागेका नानीहरू मारिनेछन्।
- 22 तर तिमीले त्यही गर्नेछौ जुन मैले आफ्नो मृत पत्नीको विषयमा गरे। तिमीले आफ्नो शोक प्रकटको निम्ति जुगाँ छोपेने छैनौ। तिमीले त्यो भोजन खाने छैनौ जुन प्राय कुनै मानिस मर्दा अरू मानिसहरूले खान्छन्।
- 23 तिमीहरूले आफ्नो फेटा अनि जुता लगाउँछौ। तिमीहरूले आफ्नो शोक प्रकट गर्ने छैनौ। तिमी रने छैनौ। तर तिमी आफ्नो पापको कारणले नष्ट हुनेछौ। तिमी चुपचाप आफ्नो अफशोस अरूसँग गर्नेछौ।
- 24 यसकारण इजकिएल तिम्रो निम्ति एउटा उदाहरण हो। तिमीले त्यही सब गर्नेछौ जुन उसले गर्थो। दण्डको समय आउँनेछ अनि तिमीहरूले थाहा पाउँनेछौ म नै परमप्रभु हुँ।”
- 25-26 “हे मानिसको छोरा! म त्यो सुरक्षित भूमि यरूशलेम मानिसहरूबाट लिनेछु। त्यो सुन्दर भूमिले तिनीहरूलाई आनन्दित पारिरेछ। तिनीहरूले त्यो स्थान हेर्न मन पराउँछन्। तिनीहरूले साँच्चै त्यो स्थानलाई प्रेम गर्छन्। तर त्यस समय म शहर अनि तिनीहरूको नानीहरू तिनीहरूबाट लिन्छु। बाँच्नेहरू मध्ये एकजनाले तिमी कहाँ नराप्नो समाचार लिएर आउनेछ।
- 27 त्यस समय तिमी त्यो मानिससित बात गर्न सक्छौ। तिमी अब अझ अधिक चुप लागेर बस्न सक्नेछौ। यसकारण तिमी उसको उदाहरण बन्नेछौ। त्यति बेला तिनीहरूले थाहा पाउँनेछन् म, नै परमप्रभु हुँ।”

25

अम्मोनको विरुद्ध अगमवाणी

- 1 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
- 2 “हे मानिसको छोरो! अम्मोनका मानिसहरूलाई ध्यान देऊ अनि मेरा निम्ति तिनीहरूको विरुद्धमा केही भन।
- 3 अम्मोनका मानिसहरूसँग भन ‘परमप्रभु मेरो मालिकको वचन सुन! परमप्रभु मेरो मालिक भन्नु हुन्छ: तिमीहरू खुशी थियो जति बेला मेरो पवित्र स्थान नष्ट भयो। तिमीहरू इस्राएल देशको विरुद्ध थियो जब त्यो दूषित भयो। तिमी यहूदाको परिवारको विरुद्ध थियो जब तिनीहरूलाई बन्दी जस्तै कैदी बनाएका थिए।
- 4 यसैकारण म तिमीहरूलाई पूर्वबाट आएका मानिसहरूलाई दिन्छु। तिनीहरूले तिमीहरूको भूमि लिनेछन्। तिनीहरूका सेनाहरूले तिमीहरूको देशमा डेरा हाल्नेछन्। उनीहरू तिमीहरूको बीचमा बसेछन्। उनीहरू तिमीहरूको फल खानेछन् अनि तिमीहरूका दूध पिउनेछन्।
- 5 “ म रब्बा शहरलाई जँटहरू चर्ने ठाँउ अनि अम्मोनको भूमिलाई भेडाहरूको खोर बनाइदिन्छु। त्यसबेला तिमीले जान्नेछौ म नै परमप्रभु हुँ।
- 6 परमप्रभु यसो भन्नुहुन्छ किनभने तिमीहरू खुशी थियो अनि तिमीहरूले आफ्नो हातले ताली बजायो अनि आफ्नो खुट्टा टटायो, अनि तिनीहरूले इस्राएलको भूमिलाई टुट्टा गर्न अनि खिल्ली उडाउन मज्जा मान्यौ।
- 7 यसकारण म तिमीलाई दण्ड दिन्छु। म जातिहरूलाई युद्धमा लुटिएको सामान झैं अन्य देशलाई दिनेछु। म तिमीहरूलाई जातिहरूको बीचबाट निकाल्नेछु तिमीहरू देशबाट लागिनेछौ। तिमीहरू टाढा देशमा मर्नेछौ। म तिमीहरूको देशलाई नष्ट गर्नेछु। त्यसपछि तिमीहरूले थाहा पाउँनेछौ म नै परमप्रभु हुँ।”

मोआब अनि सेइरको विरुद्ध अगमवाणी

- 8 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “मोआब र सेइर एदोमले भन्छ, ‘यहूदाको घराना ठीक अन्य कुनै राष्ट्रहरू जस्तो छ।’
- 9 म मोआबको काँध काट्नेछु यी शहरहरू बेत्याशीमोत, बाल्मोन अनि कियतैम जुन त्यस देशको महिमा हुन म लिनेछु।
- 10 त्यसपछि म यी शहरहरू पूर्वका मानिसहरूलाई दिन्छु। तिनीहरूले तिमीहरूको भूमि लिनेछन् अनि म अम्मोनका मानिसहरूलाई एउटा राष्ट्र हुनदिन्छु। त्यसपछि प्रत्येकले बिर्सिन्छ कि अम्मोनका मानिसहरू त्यही राष्ट्रका थिए।
- 11 यस्तो प्रकारले म मोआबलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।”

एदोमको विरुद्ध अगमवाणी

- 12 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “एदोमका मानिसहरू यहूदाको घरानाको विरुद्ध खडा भएर तिनीहरूसँग बद्दला लिन खोजे। एदोमका मानिसहरू दोषी छन्।”
- 13 यसैकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म एदोमलाई दण्ड दिन्छु। म एदोमको मानिसहरू अनि पशुहरूलाई नष्ट पाछु। म एदोमको पूरे देश तेमानदेखि दान सम्म नष्ट पाछु। एदोमीहरू युद्धमा मारिनेछन्।
- 14 म आफ्ना मानिसहरू, इस्राएल एदोमको विरुद्ध उपयोग गर्छु। यस्तो प्रकारले इस्राएलका मानिसहरूले मेरा क्रोधलाई एदोमको विरुद्ध व्यवहार गर्छन्। त्यसपछि एदोमका मानिसहरूले बुझ्नेछन् मैले तिनीहरूलाई दण्ड दिएँ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।

पलिशतीहरूको विरुद्ध अगमवाणी

- 15 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “पलिशतीहरूले पनि तिनीहरूसित बद्दला लिने प्रयत्न गरे। तिनीहरू ज्यादै निर्दयी थिए। तिनीहरूले घृणा र अवहेलना वाहेक अरू केही देखाउँदैनन्।”
- 16 यसैकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म पलिशतीहरूलाई दण्ड दिन्छु। हो म करेतीहरूबाट तिनीहरूलाई नष्ट पाछु। म समुद्रको किनारमा बसे ती सबै मानिसहरूलाई सम्पूर्ण रूपमा नष्ट पाछु।

17 म तिनीहरूलाई दण्ड दिन्छु। म तिनीहरूसँग बदला लिन्छु। म आफ्नो क्रोध द्वारा तिनीहरूलाई एउटा पाठ सिकाउँछु त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हूँ।”

26

टायरको विषयमा दुःखको समाचार

- 1 देशबाट निकालिएको एघारौँ वर्षको महीनाको पहिलो दिनमा, परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
- 2 “हे मानिसको छोरा, टायर यस्-शलेमको विषयमा कराऊ। ‘चौँडै गर! मानिसहरूको रक्षा गर्ने शहर-द्वार ध्वंश भयो। शहर-द्वार मेरो निम्ति खुल्ला छ। यस्-शलेम ध्वंश भयो। यसकारण म यसको धेरै बहुमूल्य समानहरू लिन सक्छु।”
- 3 यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “हे टायर म तिम्रो विरुद्धमा छु। म तिम्रो विरुद्धमा लड्नका निम्ति धेरै राष्ट्रहरू ल्याउँछु। त्यो समुद्र किनारमा छाल जस्तो घरी-घरी आउँछे।”
- 4 परमेश्वरले भन्नुभयो, “शत्रुका सैनिकहरूले टायरको पर्खालहरू नष्ट पार्नेछन् अनि त्यसको खम्बाहरू लडाईं दिनेछन्। म पनि त्यसको जमीनमाथिको भाग खुर्किनेछु। म टायरलाई चटानमा परिणत गर्नेछु।
- 5 टायर समुद्रको किनारमा माछा मार्ने ठाँउ मात्र हुनेछ। मैले यो भनेकोछु।” परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “टायर युद्धमा लुटिएको सामान सँगै अन्य राष्ट्रहरूलाई दिइनेछ।
- 6 मूल प्रदेशमा उसको छोरीहरू (सानो शहर) युद्धमा मारिनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउँछन् कि म नै परमप्रभु हूँ।”

नबकदनेस्सरले टायरमाथि आक्रमण गर्नेछ

- 7 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म टायरको विरुद्धमा उतरबाट शत्रु ल्याउँछु। बाबेलको महान राजा नबकदनेस्सर शत्रु हो। उसले एउटा विशाल सैनिक दल ल्याउनेछ, त्यसमा घोडा, रथ, घोडसवार सैनिकहरू, अनि धेरै धेरै संख्यामा अरू सैनिकहरू हुनेछन्। ती सैनिकहरू विभिन्न राष्ट्रका हुनेछन्।
- 8 नबकदनेस्सरले मूल-प्रदेशमा तिम्रो छोरीहरूलाई (सानो शहर) मार्नेछ। त्यसले तिम्रो शहरमा आक्रमण गर्नका निम्ति किल्ला बनाउँछे! त्यसले तिम्रो शहरको चौरतिर कच्चा सडकहरू बनाउनेछ। त्यसले पर्खाल सम्म पुग्ने एउटा कच्चा बाटो बनाउँछे।
- 9 त्यसले तिम्रो पर्खालहरू भत्काउन काठको मुढाहरू लिएर आउँछे। तिम्रो किल्लाहरू भत्काउन उसले शक्तिशाली हतियारहरू उपयोग गर्नेछ।
- 10 त्यसको घोडाहरूको संख्या यति ज्यादा हुनेछ कि तिनीहरूले उडाएको धूलोले तिमीलाई छोप्नेछ। जब बाबेलको राजा शहर द्वारबाट शहरमा प्रवेश गर्छन् तिम्रो पर्खालहरू घोडसवार सैनिकहरू, माल गाडीहरू अनि रथहरूको आवाजले हल्लिनेछन्। हो, त्यो तिम्रो शहरमा आउनेछ किनकि त्यसको पर्खाले भत्काइनेछ।
- 11 बाबेलको राजा तिम्रो शहरबाट घोडसवार गरेर निस्कनेछ। उसको घोडाको टापहरूले तिम्रो सबै सडकहरू कुल्चीमिल्ची पाउँ आउने छ। त्यसले तिम्रो मानिसहरूलाई तरवारले मार्नेछ। तिम्रो शहरको बलिया-बलिया खम्बाहरू जमीनमा ढल्छे।
- 12 नबकदनेस्सरको सैनिकहरूले तिम्रो सम्पत्ति लिएर जानेछन्। तिनीहरूले ती चीजहरू लिएर जानेछन् जुन चीजहरू तिमी बेच्न चाहन्थ्यो, त्यसले तिम्रो पर्खालहरू नष्ट पार्नेछ अनि तिम्रो राम्रो-राम्रो घरहरू नष्ट पारिदिनेछ। त्यसले तिम्रो ढुङ्गा र काठले बनिएको घरहरू काठ-पातसितै समुद्रमा पार्छिदिनेछ।
- 13 यस प्रकारले म तिम्रा खुशीका गीतहरूको स्वर बन्द गरिदिन्छु। भविष्यमा मानिसहरूले तिम्रो वीणाको स्वर सुन्ने छैनन्।
- 14 म तिमीलाई नाङ्गो चटानमा परिणत गरिदिनेछु। तिमी समुद्रको किनारमा माछाको जाल फैलाउने स्थान जस्तो मात्र हुनेछौ। तिमी फेरि कदाचित निर्माण हुने छैनौ। किनभने म परमप्रभुले यी कुराहरू भने।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

अन्य देशहरू टायरको निम्ति स्नेहन्

- 15 परमप्रभु मेरो मालिक टायरसित यसो भन्नुहुन्छ, “तिम्रो पतनको आवाजले समुद्र किनारका भूमिहरू हल्लिनेछन्। यो त्यस बेला हुनेछ जब तिम्रो चोट लागेका मानिसहरूले कशको स्वर निकाल्नेछन् अनि मर्छन्।
- 16 तब समुद्र किनारका देशहरूका सबै शासकहरू आफ्नो सिंहासनबाट उत्रेर आफ्नो दुःख प्रकट गर्नेछन्। तिनीहरूले आफ्नो विशेष पोशाक फुकाल्छन्। तिनीहरूले आफ्नो सुन्दर लुगाहरू खोल्छन्। त्यसपछि तिनीहरूले तिनीहरूको काम्ने (पाटको) लगा लगाउँछन्। तिनीहरू जमीनमा बस्छन् अनि डरले काम्छन्। तिनीहरू तिमी यति चौँडै ध्वंश भएकोमा आघात हुनेछन्।
- 17 तिनीहरूले तिम्रो विषयमा विलाप गीत गाउँछन्:

“ हे टायर! तिमी प्रसिद्ध शहर थियौ।

समुद्र पारिबाट मानिसहरू तिमीसित बस्न आए।

तिमी प्रसिद्ध थियौ।

तर अहिले तिमी केही छैनौ।

तिमी समुद्रमा शक्तिशाली थियौ

अनि त्यस्तै तिमीसित बस्ने मानिसहरू पनि बलिया थिए।

तिमीले मुख्य भूमिमा बस्ने सबै मानिसहरूलाई,

भयभीत पार्यौ।

18 अब जुन दिन तिम्रो पतन हुन्छ

समुद्र किनारमा भएको देश डरले काम्नु थाल्छ।

तिमीले समुद्र किनारको सहायताले कति उपनिवेश बनायौ

जब तिमी रहँदैनु तिनी भयभीत हुन्छन्। ”

19 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “हे टायर म तिमीलाई नष्ट गर्छु अनि तिमी एउटा रित्तो शहर हुनेछौ। ती शहरहरूमा जस्तै त्यहाँ कोही पनि बस्ने छैन। म तिमीमाथि समुद्र बगाउँछु। ठूलो समुद्रले तिमीलाई छोप्नेछ।

20 म तिमीलाई तल त्यो गहिरो पातालमा पठाईदिन्छु, जुन ठाँउमा मेका मानिसहरू छन्। ती पहिले मरिसकेका मानिसहरूसँग तिमीले भेट गर्नेछौ। म तिमीहरूलाई ती सबै प्राचीन अनि खाली शहरहरू जस्तै पातालमा पठाउँछु। तिमीहरू ती मानिसहरूसँग रहनेछौ जो चिहानामा जान्छन् अनि त्यस बेला तिमीहरूसँग कोही पनि हुनेछैनन्। तिमी फेरि कहिल्यै जीवितहरूको देशमा बस्नेछैनौ!

21 अरु मानिसहरू तिनीहरूसँग डराउँछन्। तिमीहरू निमित्तान्न हुनेछौ। तिमीहरूसले तिमीहरूको खोजी गर्नेछन्, तर तिमीहरूलाई फेरि कहिल्यै भेट्नुने छैनन्!" परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।

27

टायर समुद्रहरूमाथि व्यापारको महान केन्द्र

- 1 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
- 2 "हे मानिसको छोरो! टायर शहरको विषयमा यो दुःखको गीत गाऊ।
- 3 टायरको विषयमा यसो भन:

" टायर, तिमी समुद्रको द्वार हौ।

तिमी धेरै राष्ट्रहरूका निम्ति व्यापारी हौ,
समुद्र किनारको सहायताले तिमी धेरै देशहरूमा यात्रा गर्छौ।

परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:

टायर तिमी सोच्छौ कि तिमी यति ज्यादा सुन्दर छौ।

तिमी सोच्छौ कि तिमी पूर्णत सुन्दर छौ।

4 भूमध्य सागर तिम््रो शहरको चारैतिर सीमाना बनाउँछ!

तिम््रो निर्माताहरूले तिमीलाई पूर्णत सुन्दर बनाए।

तिमी त्यो जहाजहरू जस्तै छौ जुन तिमीबाट यहाँ आउँछ।

5 तिम््रा निर्माताहरूले तिम््रो सबै काठपातहरू बनाउनका निम्ति
सेनीर पर्वतबाट सनोवर वृक्षको उपयोग गरे।

तिनीहरूले तिम््रो मस्तूल बनाउनको निम्ति

लबानोनबाट देवदार बनको प्रयोग गरे।

6 तिमीहरूले तिम््रो जहाज खियाउने डण्डीहरू बाशानबाट ल्याइएको

बज्रौंठका तक्ताहरूबाट बनाए।

तिम््रो जहाजका कोठाहरू बनाउन

तिनीहरूले साइप्रसका धूपीको रूखहरू प्रयोग गरे।

तिनीहरूले त्यो कोठालाई हात्तीको दाँतले सिंगारे।

7 तिम््रो जहाजको पालका निम्ति तिनीहरूले

मिश्र देशमा बनिएको रंगीन सुती वस्त्रको प्रयोग गरे।

तिम््रो छाप्रोको पर्दा निलो अनि बैजनी रंगको थियो।

तिनीहरू साइप्रसको समुद्र किनारमा आउथे।

8 सीदोन अनि अर्वादको निवासीहरू तिम््रो लागि नाविक भए।

बुद्धिमान मानिस टायर तिम््रो जहाजको चालक भयो।

9 गबालका बुढा-प्रधानहरू

अनि बुद्धिमान मानिसहरू जहाज मुनिको तत्तबाट पानी नछिर्ने गरी

टाल-टुल गर्नुको निम्ति जहाजमा थिए।

समुद्रको सारा जहाज अनि त्यसको चालकहरू तिमीसँग व्यापार वाणिज्य गर्नकोलागि आए।

10 " फारस, लुद र पुतका मानिसहरू तिम््रो सेनामा थिए। तिनीहरू तिम््रो लडाकु सैनिकहरू थिए। तिनीहरूले आफ्नो ढाल अनि टोप तिम््रो पर्खालमा झण्डाएका थिए। तिनीहरूले तिम््रो शहरको निम्ति सम्मान अनि यश कमाए।

11 अर्वा र हेलेकका मानिसहरूले तिम््रो शहरको चारैतिरका पर्खालमाथि रक्षकको रूपमा खडा थिए। गमादका मानिस तिम््रो ढुङ्गामा थिए। तिनीहरूले तिम््रो शहरको चारैतिरको पर्खालमाथि तिनीहरूको ढाल लगाए। तिनीहरूले तिम््रो सुन्दरतालाई पूर्णपस दिए।

12 " तशीश तिम््रो सर्वोत्तम ग्राहकहरू मध्ये एक थियो। उसले तिमीसित व्यापारकोलागि चाँदी, फलाम, टीन अनि सीसा तिमीले बेचेको चमत्कारी वस्तुहरूको बदलमा दियो।

13 याबान, तुबल, मेशेकका मानिसहरूले व्यापार गरे। तिनीहरूले बेचेको चीजको सट्टामा तिमीलाई काँसका भाँडा दिन्थे।

14 तोर्मा र हेलेकका मानिसहरूले घोडा, युद्धका घोडा अनि खच्चर तिमीले बेचेका चीजहरूको सट्टामा दिन्थे।

15 रोडसका मानिसहरू तिमीसित व्यापार गर्थे। तिमीले आफ्नो चीजहरू धेरै ठाउँमा बेच्थ्यौ। मानिसहरूले तिम््रा चीजहरूको दाम तिर्न हात्तीको दाँत अनि काली काठ दिन्थे।

16 एदोमले तिमीसँग व्यापार गर्थो किनकि तिमीसँग धेरै राम्रा-राम्रा चीजहरू थिए। एदोमका मानिसहरूले तिमीले बेचेको चीजहरूको सट्टामा तिमीलाई फिरोजा नीलमणि, बैजनी लुगा, बुढाले भरिएका लुगा, बुढा भरिएका सुती लुगा, मृगा-मोती अनि रातो मलमल दिन्थे।

17 " यहूदा अनि इझ्राएलका मानिसहरूले तिमीसँग व्यापार गरे। तिनीहरूले तिम््रो व्यापारको माल-समानको सट्टामा गह्र, भद्राक्ष, अगौटे-नेभारा, मह, तेल र अन्तर दिए।

18 दमिश्क एउटा राम्रो ग्राहक थियो। उसले तिमीसँग भएको धेरै प्रकारको मूल्यवान चीजहरू हेलबनको दाखरस र सेतो उनको सट्टामा व्यापार गर्थो।

19 जुन चीज तिमीले बेच्थ्यौ ती चीजहरू बेचेर उसले ऊजालाको दाखरस मगाउने व्यापार गर्थ्यो। उसले त्यो चीजहरूको निम्ति फलाम, तेजपात र ऊखु तिर्थ्यो।

- 20 ददानको राम्रो व्यापार थियो। उसले तिमीसँग घोडाको जीनको पोशाकको व्यापार गर्थ्यो।
 21 केदरका सबै अगुवाहरू अनि अरबका व्यापारीहरूले तिमीलाई भेडा अनि बाखाहरू तिमीसँग बिक्री गरेको बस्तुको सट्टामा दिए।
 22 शबा अनि रामाहका व्यापारीहरू पनि तिमीसँग व्यापार गर्थे। तिनीहरूले तिमीले बेचेको चीजको सट्टामा सर्वोत्तम मसाला, हरेक प्रकारको रत्न अनि सुन दिन्थे।
 23 हारान, कन्नेह, अदन तथा शेबा, अशशूर र किल्मदका व्यापारीहरूले पनि तिमीसँग व्यापार गर्थे।
 24 तिनीहरूले सर्वोत्तम लुगाहरू, बुद्धा हानेको लुगा, नीलो धागोले बनाएको लुगा रंग-विरंगको गलैँचाहरू, राम्रो बाटेको डोरीहरू, देवदारूको काठले बनिएको सामानहरू दिन्थे। तिमीले तिनी सित यी चिजहरूको व्यापार गर्थौं।
 25 तिमीले बेचेका चीजहरू तशीशको जहाजहरूमा लगिन्थ्यो।

“ टायर तिमी ती व्यापारी जहाज जस्तै थियौ,
 तिमी समुद्रमा बहुमूल्य समानहरू लिएर आउँथ्यौ।
 26 तिमी नौविकहरूले, तिमीलाई विशाल अनि शक्तिशाली समुद्र पारि लिएर गयो,
 तर शक्तिशाली पूर्वी बतासले तिमी जहाजलाई समुद्रमा नष्ट पारिदियो।
 27 अनि तिमी सबै सम्पत्ति समुद्रमा डुब्नेछ।
 तिमी सम्पत्ति, तिमी व्यापार, किन्ने
 अनि बेच्ने चीजहरू,
 अनि तिमी नाविकहरू, तिमी मानिस जो तिमी जहाजको पिँध टाल-टुल गर्छन्
 तिमी मल्लाह, तिमी शहरको सबै सैनिक
 अनि तिमी नाविक सबै समुद्रमा डुब्नेछन्।
 यो त्यही दिन हुनेछ
 जुन दिन तिमी नष्ट हुनेछौं!

- 28 “ तिमीले आफ्नो व्यापारीहरूलाई धेरै टाढो पठाउँ
 जब तिनीहरूले तिमी नाविकहरू चिच्याएको सुन्छन ती भूमिहरू डरले कान्नेछ।
 29 जहाजीहरू अनि चालकहरू सबैले तिमी जहाज छोड्नेछन्
 अनि समुद्रको किनारमा उभिनेछन्।
 30 ऊ तिमी विषयमा धेरै दुःखी हुन्छ! ऊ धूस-धूस र्नेछ।
 उसले आफ्नो टाउकोमा धुलो हाल्नेछ। ऊ खरानीमा लडीबडी गर्नेछ।
 31 उसले तिमी निम्ति कपाल मुण्डन गर्नेछ।
 उसले शोक वस्त्र लगाउनेछ! ऊ तिमी निम्ति धूस-धूस र्नेछन्,
 चिच्याउनेछ ऊ आफ्नो मानिस मर्दा रोए झैं र्नेछ।
 32 “ तिनीहरू विलाप गरेर रोइरहेको समयमा तिमी विषयमा यो शोक गीत गाउँछन अनि र्नेछन:

“ कोही टायर जस्तो छैन!
 समुद्रको बीचमा टायर नष्ट गरिदियो।
 33 तिमी व्यापारीहरू समुद्र पारि गए!
 तिमीले धेरै मानिसहरूलाई आफ्नो विशाल सम्पत्ति अनि विक्रय वस्तुबाट सन्तुष्ट पार्थौं
 तिमीले जमीनको राजाहरूलाई सम्पन्न बनायौं!
 34 तर अब तिमी समुद्र
 र गहिरो पानीबाट विच्छेद भयो।
 तिमीले बेच्ने सबै चीजहरू
 अनि तिमी सबै मानिसहरू नष्ट भईसके!
 35 समुद्र किनारमा बस्ने सबै मानिसहरू
 तिमी निम्ति शोक-ग्रस्त छन्।
 तिनीहरूको राजा भयानक रूपसँग डराउँछन्
 तिनीहरूको अनुहारमा आघात देखिदैछ।
 36 अन्य देशको व्यापारीहरूले तिमीलाई खिसी गर्नेछन्।
 घटेको घटनामा मानिसहरू भयभीत हुनेछन्,
 किनकि तिमी अन्त्य आएको छ।
 तिमी भविष्यमा रहनेछैनौं। ”

28

टायर यो एउटा परमेश्वर जस्तै सम्झाउँछ

- 1 परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो,
- 2 “हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:

“ तिमी धेरै घमण्डी छौ!
 अनि तिमी भन्छौ, “म एउटा देवता हूँ!

म समुद्रको माझमा

देवताहरूको आसनमाथि बस्छु।”

“ तर तिमी एउटा मानिस मात्र हो, परमेश्वर होइनौ।

तिमी आफैलाई एक देवता जतिकै सम्झन्छौ।

3 तिमी सोच्छौ कि तिमी दानियल भन्दा बुद्धिमान छौ!

तिमी सम्झन्छौ कि तिमीले सारा रहस्यहरू जानेकाछौ।

4 आफ्नो बुद्धि र ज्ञानबाट

तिमीले सम्पत्ति कमायौं

अनि तिमीले आफ्नो भण्डारमा

सुन-चाँदी राख्यौं।

5 आफ्नो तीव्र बुद्धि अनि व्यापारले गर्दा

तिमीले सम्पत्ति बढायौं

अनि त्यो सम्पत्तिले गर्दा

तिमी घमण्डी भयौं।

6 “ यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ

ठायर, तिमीले सोच्यौं तिमी देवता जस्तै हो।

7 म विदेशीहरूलाई तिम्रो विरुद्धमा युद्ध गर्न लगाउँछु।

तिनीहरू देश माझमा धेरै डरलाग्दा छन्,

तिनीहरूले आफ्नो तरवार बाहिर निकाल्नेछन्

अनि ती सुन्दर चीजहरूको विरुद्धमा चलाउनेछन् जुन तिमीले आफ्नो बुद्धिले कमायौं।

तिनीहरूले तिम्रो गौरवलाई ध्वंश गरिदिनेछन्।

8 तिनीहरूले तिमीलाई तल चिहानामा पुर्याउनेछन्।

तिमी त्यो व्यापारी जस्तै हुनेछौ जो समुद्रमा मर्यौं।

9 त्यो मानिसले तिमीलाई मानेछ।

के अहिले सम्म तिमी भन्छौ, “म देवता हुँ?”

त्यससमय उसले तिमीलाई आफ्नो अधिकारमा लिनेछ।

त्यस समय तिमीले सम्झनेछौं कि तिमी मानिस मात्र हो, परमेश्वर होइनौ।

10 तिमी परदेशीहरूको हातमा बेखतनाको मानिस झैं मनेछौ।

यो हुने नै छ किनभने मैले यस्तो भनेकोछु।”

परमप्रभु मेरो मालिकले यी सब भन्नुभयो।

11 परमप्रभु मेरो मालिकको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,

12 “हे मानिसको छोरो, ठायरको राजाको विषयमा दुःखपूर्ण गीत गाऊ। उसलाई भन, ‘मेरो स्वामी परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:

“ तिमी आदर्शवाद मानिस थियौं,

तिमी बुद्धिले परिपूर्ण थियौं, तिमी पूर्णतः सुन्दर थियौ।

13 तिमी अदनमा थियौं, परमेश्वरको बगैचामा,

तिमीसँग प्रत्येक बहुमूल्य रत्न थियो,

माणिक, लालमाणिक, पुष्परत्न, पन्ना, पीनमाणिक, हीरा, फिरोजा, गोमेद, आनिकस, जस्पर नीलम, हरितमाणिक अनि नीलमाणिक,

अनि हेरक रत्नमा सुन जडिएको थियो।

तिनीहरूलाई यो सुन्दरता दिएको थियो

जुन दिन तिम्रो सृजना गरिएको थियो,

तिनीहरू तिम्रो लागि तयार गरिए।

परमेश्वरले तिमीलाई बलियो बनाउनुभएको थियो।

14 तिमी चुनिएका करुब स्वर्गदूत थियौं।

तिम्रो पछेता मेरो सिंहासन सम्म फैलिएको थियो

अनि मैले तिमीलाई परमेश्वरको पवित्र पर्वतमा राखें।

तिमी त्यो रत्नको बीचमा हिंड्यौ जुन आगो जस्तै दन्किरहेको थियो।

15 तिमी असल अनि ईमान्दार थियौं जब मैले तिमीलाई बनाएँ।

तर त्यसपछि तिमीमा दुष्ट कुरो पाइयो।

16 तिम्रो व्यापारले तिमीकहाँ धेरै सम्पत्ति ल्यायो

तर त्यसले तिमीभित्र क्रूरता उत्पन्न गरायो अनि तिमीले पाप गर्यौं।

यसकारण मैले तिमीसँग यस्तो व्यवहार गरेँ,

मानौं तिमी अपवित्र चीज हो।

मैले तिमीलाई परमेश्वरको पर्वतमा फर्काइदिने।

तिमी विशेष करुब स्वर्गदूतहरू मध्ये एक थियौ

तिम्रो पछेता मेरो सिंहासनमा फैलिएको थियो,

तर मैले तिमीलाई आगो जस्तो चम्किने रत्नहरू छोड्न बाध्य गराएँ।

17 तिमी आफ्नो सुन्दरताको कारण घमण्डी भयौं,
तिम्रो घमण्डले तिम्रो बुद्धि नष्ट पार्यो,
यसैकारण मैले तिमीलाई तल जमीनमा ल्याएँ
अनि राजाहरूको अधि पर्यौं कि तिम्रो विनाश देख्न सकुन।

18 तिमीले धेरै राम्रो काम गर्यौं,
तिमी अत्यन्तै कपटी व्यापारी थियौं।
यसप्रकारले तिमीले पवित्र स्थानहरू अपवित्र बनायौं,
यसैकारण मैले तिमीभित्र आगो ल्याई दिए,
यसकारण तिमीलाई जलायो
अनि तिमी जमीनमा खरानी भयौं।
अब प्रत्येकले तिम्रो लाज देखेछन्।

19 “ ‘अरु देशको सबै मानिसहरू,
तिमीमाथि जे घट्यो, त्यसको लागि शोक ग्रस्त थिए।
तिमीमाथि जे घट्यो त्यो देखेर मानिसहरू भयभीत भए।
तिमी अन्त भयौं।’ ”

सीदोनको बिस्दुमा सन्देश

20 परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,
21 “हे मानिसको छोरो, सीदोनमाथि ध्यान देऊ, अनि त्यस ठाँउको विस्दुमा मेरो लागि केही भन।
22 भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:

“ ‘सीदोन म तिम्रो विस्दुमा छु।
तिम्रा मानिसहरूले मलाई सम्मान गर्न सिकेनछन्,
म सीदोनलाई दण्ड दिन्छु,
त्यसपछि मानिसहरूले सम्झने छन् कि म नै परमप्रभु हूँ।
त्यसपछि तिनीहरूले सम्झनेछन् कि म पवित्र छु।
अनि मलाई तिनीहरूले त्यो रूपमा लिनेछन्।
23 म सीदोनमा रोग अनि मृत्यु पठाउँछु,
अनि मेरा मानिसहरू शहर भित्र मर्ने छन्।
शहरहरूको बाहिर तरवारले त्यो मृत्यु ल्याउनेछ।
त्यसपछि उसले सम्झनेछ कि म परमप्रभु हूँ।’ ”

देशहरू इस्त्राएलको हाँसो उडाउन बन्द गर्ने छन्

24 “ ‘अतीत कालमा, इस्त्राएललाई त्यसको चारैतिरका देशहरूले घृणा गर्थे। अब उसो तिनीहरूको वरीपरीका सबै देशहरूबाट कष्ट दिनलाई कुनै तीखा काँडाहरू अथवा सिउँडी रहने छैन। त्यसपछि तिनीहरूले जान्नेछन् म मात्र परमप्रभु तिनीहरूको मालिक हूँ।’ ”
25 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म इस्त्राएल परिवारलाई जो अन्य राष्ट्रहरूमा तितर-बितर भएकाछन् म तिनीहरूलाई भेला पार्नेछु। अनि ती राष्ट्रहरूले देखेछन् कि म पवित्र हूँ। त्यस समय इस्त्राएलका मानिसहरू त्यो देशमा बस्नेछन् जुन देश मेरो दास याकूबलाई दिए।
26 तिनीहरू त्यो देशमा सुरक्षित रहनेछन्। तिनीहरूले घर बनाउनेछन् अनि दाखको बोट लगाउनेछन्। म त्यसको चारैतिरको राष्ट्रहरूलाई दण्ड दिन्छु जसले तिनीहरूलाई घृणा गरे। त्यसपछि इस्त्राएलका मानिसहरू सुरक्षित रहनेछन्। अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु तिनीहरूको परमेश्वर हूँ।”

29

मिश्रको बिस्दु संदेश

1 देशबाट निकालिएको दशौं वर्षको दशौं महीनाको बाह्रौं दिनमा परमप्रभु मेरा मालिकको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
2 “हे मानिसको छोरो! मिश्रको राजा फिरऊन प्रति ध्यान देऊ। मेरा निम्ति त्यसको तथा मिश्रको विस्दुमा केही बोल।
3 भन, ‘परमप्रभु मेरा मालिक भन्नुहुन्छ:

“ ‘हे मिश्रको राजा फिरऊन! म तिम्रो विस्दुमा छु।
तिमी नील नदीको किनारमा सुतिरने ठूलो राक्षस (अजीङ्गर) हो।
तिमीले भन्यौं, “यो मेरो नदी हो!
यही नदी हो जुन मैले बनाएँ।”

4-5 “ ‘तर म तिम्रो बडुगारामा बल्छी लगाउनेछु।
नील नदीको सबै माछाहरू तिम्रो कत्लाहरूमा टाँसिदिन्छु।
तिम्रो कत्लाहरूमा टाँसिएका
माछाहरूसितै तिमीलाई म
नदीबाट बाहिर निकालिदिनेछु।
म तिमीलाई सबै माछाहरूसितै
मरुभूमिमा फर्काकिदिनेछु

अनि तिमी जमीनमा खसेछौ।

6 तब मिश्रमा बसे सबै मानिसहरूले जान्छन्
कि म नै परमप्रभु हुँ।

“ म यो कामहरू किन गर्दछु?

किनकि इस्राएलका मानिसहरूले तिनीहरूको भरोसा मिश्रमाथि गरे
तर मिश्रमाथि भरोसा गर्नु चाँहि पात्लो चाँसको पातमा अडेस लाग्नु सरह हो।

7 इस्राएलका मानिसहरूले सहायताका निम्ति मिश्रमाथि भरोसा गरे।

तर तिमीहरू घरलाम्यै लखौं अनि तिनीहरूको कार्थहरूमा चोट पुर्यायो।

तिनीहरू सहायताको लागि तिमीमाथि भर परे।

तर तिमी भौँच्चिच्यौ र तिनीहरूको ढाडमा चोट पुर्यायौ। ”

8 यसैकारण, परमप्रभु मेरो मालिक भन्नुहुन्छ:

“म तिमी विरुद्धमा तरवार चलाउँछु।

म तिमी सबै मानिसहरू अनि पशुहरूलाई नष्ट पाउँछु।

9 मिश्र देश शून्य अनि नष्ट हुनेछ।

त्यसपछि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु हुँ।”

परमेश्वरले भन्नुभयो, “म त्यो काम किन गर्छु? किनकि तिमीले भन्यौ, ‘यो मेरो नदी हो। मैले नै नदी बनाएको हुँ।’

10 यसकारण म तिमी विरुद्धमा छु। म नील नदीको खोलाहरूको विरुद्धमा छु। म मिश्रलाई पूर्ण रूपमा नष्ट पाउँछु। मिगदोलदेखि आश्वान सम्म, जहाँ सम्म इथोपियाको सीमाना छ, उजाड भूमि हुनेछ।

11 मिश्र देश पशु तथा मानिस शून्य हुनेछ। कुनै पनि मानिस अथवा पशु चालीस वर्ष सम्म मिश्र गएर यात्रा गर्ने अथवा जीउने छैन।

12 म मिश्रदेशलाई उजाड भूमि बनाइदिनेछु अनि तिनीहरूको शहरहरू चालीस वर्ष सम्म ध्वंस बस्नेछ। म मिश्रबासीलाई जाति-जातिहरूमा तितर-बितर पारिदिनेछु। तिनीहरूलाई म विदेशमा वास बसे बनाई दिनेछु।”

13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रका बासिन्दाहरूलाई कतिपय राष्ट्रहरूमा तितर-बितर पाउँछु। तर चालीस वर्षको अन्तमा फेरि तिनीहरूलाई एकै ठाँउमा जम्मा गर्छु।

14 म मिश्रलाई कैदवाट फर्काएर ल्याउँछु। म मिश्रका मानिसहरूलाई पत्रोस देशमा जहाँबाट उत्पन्न भएका थिए फेरि त्यहाँ ल्याउँछु। तर तिनीहरूको राज्य महत्वपूर्ण हुनेछैन।

15 यो सबै भन्दा कम्ती महत्व रहेको राज्य हुनेछ। म यसलाई फेरि अस्तु जातिहरू भन्दा माथि उठाउँने छैन। म यसलाई यति सानो बनाइदिनेछु कि त्यो राज्यहरूमाथि शासन गर्न सक्नेन।

16 अनि इस्राएलका परिवार फेरि कहिले पनि मिश्रमाथि अश्रित हुने छैन। इस्राएलीहरूले आफ्नो पाप याद गर्नेछन्। तिनीहरूले याद राख्ने छन् कि तिनीहरू सहायताका निम्ति मिश्र पट्टि फकिए, परमेश्वर पट्टि होइन, अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ।”

बाबेलले मिश्रलाई प्राप्त गर्ने छ

17 देशबाट निकालिएको सताइसौँ वर्षको पहिलो महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

18 “हे मानिसको छोरो बाबेलको राजा नबुकदनेस्सरले उसको सेनाहरूलाई टायरको विरुद्ध कठोर युद्ध गर्नु लगायो। तिनीहरूले प्रत्येक सैनिकको कपाल खोरिदिए। गर्वौ भारी कौधमा दल्लिदा-दल्लिदा, काँध पिल्सियो। टायरलाई जित्नुका निम्ति नबुकदनेस्सर अनि उसको सेनाले कठिन प्रयत्न गर्थे तर त्यो कठिन प्रयत्नबाट केही पनि पाउन सकेन।”

19 यसकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म नबुकदनेस्सर मिश्रदेश दिनेछु बाबेलको राजालाई अनि उसले मिश्रका मानिसहरूलाई लैजाेनेछ। नबुकदनेस्सरले मिश्रका बहुमूल्य चीजहरू लिनेछन्। यो नबुकदनेस्सरको सेनाको ज्याला हुनेछ।

20 मैले नबुकदनेस्सरलाई कठिन परिश्रम गरेकोमा त्यसलाई मिश्रदेश पुरस्कारको स्वरूप दिएँ। किन? किनकि उनी र तिनका सेनाहरूले मेरो लागि कठिन परिश्रम गरे।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।

21 “त्यस दिन इस्राएलका परिवारलाई म शक्तिशाली बनाउँछु अनि तिम्रा मानिसहरूले मिश्रवासीहरूको हाँसो उडाउनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”

30

बाबेलको सेनाले मिश्रमाथि आक्रमण गर्नेछ

1 परमप्रभुको वचन मकहाँ फेरि आयो। उहाँले भन्नुभयो,

2 “हे मानिसको छोरा! मेरा निम्ति केही भन! भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ:

“ रोक अनि भन,

“त्यो डरलाग्दा दिन आउँदै छ।”

3 त्यो दिन नजिकै छ।

हो परमप्रभुको न्याय गर्ने दिन नजिकै आउँदैछ।

त्यो बादल लागेको दिन

यो राष्ट्रसँग न्याय गर्ने समय हुनेछ।

4 मिश्रको विरुद्धमा एउटा तरवार चलाइनेछ!

कृशका मानिसहरू डरले काम्नेछन्! जब त्यहाँ मिश्रको पतन हुन्छ,

बाबेलका सेनाले मिश्रका मानिसहरूलाई बन्दी जस्तै टाडा लगेर जानेछन्।

कैदीहरू जस्तै पारेर टाडा लानेछन्। मिश्रको जगहरू भत्काइनेछन्।

5 “ धैरै मानिसहरूले मिश्रसँग शान्ति-संधि गरे। तर कुश, पत, लुद, समस्त अरब देश, लिबिया अनि इसाएलका सबै मानिसहरू नष्ट हुनेछन्।

6 “ परमप्रभु मेरा मालिक यसो भन्दछुः
हो, जसले मिश्रलाई सहायता गर्छ, त्यसको पतन हुन्छ।

त्यसको युद्धको घमण्ड नाश हुन्छ।
मिगदोलदेखि आश्वार सम्मको लागि
मिश्रका मानिसहरू युद्धमा मारिनेछन्।
परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो!

7 मिश्र ती देशहरूसित मिल्नेछ जुन नष्ट गरिएको छ।
उसको शहरहरू ती शहरहरूसित मिल्नेछन् जो नष्ट पारिएकाथिए।

8 म मिश्रमा आगो लगाउँछु
अनि त्यसको सबै सहायकहरू नष्ट हुनेछन्।
त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हूँ।

9 “ त्यस समयमा म समाचारवाहकहरू पठाउँछु। उसले जहाजहरूमा कुशको नराम्रो खबर पुर्याउन जान्छ। कुश अब आफूलाई सुरक्षित समझ्न थाल्छ। तर जब मिश्रलाई दण्ड दिनेछु त्यस बेला कुशका मानिसहरू डरले काम्नेछन्। त्यो समय आउँदछ। ”

10 परमप्रभु मेरो मालिक यसो भन्दछुः
“म बाबेलको राजा नबूकदनेस्सरको प्रयोग गर्छु
अनि म मिश्रका मानिसहरूलाई नष्ट पार्छु।

11 नबूकदनेस्सर अनि त्यसका मानिसहरू
राष्ट्रहरूमा सर्वाधिक भयंकर छन्।
म तिनीहरूलाई मिश्रदेश नष्ट गर्नका निम्ति लिएर आउँछु।

तिनीहरूले मिश्रको विरुद्ध आफ्नो तरवार उठाउनेछन्।
त्यो देश लाशले भरिनेछ।

12 म नील नदीलाई सुक्खा जमीन बनाइदिन्छु।
तब म सुक्खा जमीन नराम्रो मानिसको हातमा दिन्छु।
त्यो देश खाली पार्नका निम्ति म विदेशीहरूको उपयोग गर्नेछु।
म, परमप्रभुले, यो कुराहरू भन्दैछु!”

मिश्रको मूर्तिहरू नष्ट पारिनेछन्

13 परमप्रभु मेरा मालिक यसो भन्दछुः
“म मिश्रमा मूर्तिहरू नष्ट पार्नेछु!
म मूर्तिहरू नोपबाट बाहिर निकाल्छु।
भविष्यका निम्ति मिश्र देशमा कुनै पनि शासक हुनेछैन,
अनि म मिश्रबाट डर हटाउनेछु!

14 म पत्रोसलाई खाली गरीदिन्छु।
म सोअनमा आगो लगाई दिन्छु
अनि म नो शहरलाई दण्ड दिनेछु।

15 अनि म सीन नामक मिश्रको किल्लाको विरुद्ध आफ्नो क्रोध वर्षाउँनेछु!
म नो शहरको मानिसहरू नष्ट पार्छु।

16 म मिश्रमा आगो लगाउँछु।
सीन नामक ठाँउ डरले पीडित हुन्छ,
नो शहरमा सैनिकहरू लड्नेछन्।

अनि नोप शहरमा प्रत्येक दिन नयाँ कष्टमा हुनेछ।

17 ओन अनि पी-बेसेतको युवकहरू युद्धमा मारिनेछन्
अनि स्त्रीहरू पक्राउ पर्नेछन् अनि तिनीहरूलाई लगिनेछ।

18 यो तहपबहेसमाको निम्ति अन्धकारको दिन हुनेछ जब म मिश्रको अधिकार तोडी दिन।
तिनका घमण्डी शक्ति समाप्त हुनेछ।

मिश्र कालो बादल द्वारा ढाकिने छ।
अनि मिश्रि केटीहरूलाई कैदी बनाएर लानेछन्।

19 यस्तो प्रकारले म मिश्रलाई दण्ड दिन्छु।
त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हूँ!”

मिश्र सदा-सर्वदाका निम्ति दुर्बल हुनेछ

20 देशबाट निकालिएको एघारौँ वर्षको प्रथम महिनाको सातौँ दिनमा परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

21 “हे मानिसको छोरो, मैले मिश्रको राजा फिराऊनको हात भौँचिदिँँ। कसैले पनि उसको हातमा पट्टी लगाई दिएन। उसको घाउ जाति भएन।
यसकारण उसको हात तरवार समात्रे योग्य भएको हुँदैन।”

22 परमप्रभु मेरा मालिक यसो भन्दछु, “म मिश्रको राजा फिराऊनको विरुद्धमा छु। म त्यसको दुवै हातहरू भौँचिदिन्छु शक्तिशाली हात अनि
अर्को भौँचिएको हात। त्यसको तरवारलाई त्यसको हातबाट तल झर्ने बनाउँछु।

23 म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु।

24 म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु। म आफ्नो तरवार उसको हातमा दिन्छु। तर म फिराऊनको हात भौँचिदिन्छु। त्यस बेला फिराऊन पीडाले चिच्याउने छ, राजाको चिच्याई एउटा मर्न अँटिको मानिसको जस्तो हुनेछ।

25 यसकारण म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु, तर फिराऊनको हातहरू काटिएर झर्नेछ। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।

“म बाबेलको राजाको हातमा आफ्नो तरवार दिन्छु। त्यति बेला मिश्र देशको विरुद्धमा आफ्नो तरवार अघाडी बढाउँछु।

26 म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पाउँछु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”

31

अशशर एउटा देवदासको रूख जस्तै हो

1 देशबाट निकालिएको एघारौँ वर्षको तेस्रो महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

2 “हे मानिसको छोरो, मिश्रको राजा फिराऊन अनि त्यसको मानिसहरूलाई यसो भन:

“ तिमी अति नौ महान छौ।

तिमीलाई कोसित तुलना गर्न सकिन्छ?

3 अशशर देशलाई हेर त्यो लबानोनामा एउटा देवदार झर्रै थियो। यसको सुन्दर-सुन्दर हाँगाहरूलाई हेर। जङ्गलमा छायादार अनि एकदमै अग्लो देवदासको रूख थियो!

यसको टुपोले बादल छुन्थ्यो।

4 पानीको मूलले त्यसलाई पोषण गर्‍यो।

नदीको पानीले त्यसलाई अग्लो बनायो!

नदीहरू यस ठाँउको चारैतिरबाट बग्थे।

जहाँ रूखहरू रोपिएका थियो।

अरू मैदानको रूखहरूकोलागि

यहीबाट पानीको नालाहरू जान्थे।

5 यसकारण खेतको अरू रूखहरू भन्दा यो नै सबै भन्दा अग्लो रूख थियो।

अनि यसले धेरै हाँगा-बिँगाहरू फैलाएको थियो।

त्यहाँ पानी प्रशस्त थियो

यसकारण रूखले आफ्नो हाँगा-बिँगाहरू बाहिर फैलाएको थियो।

6 रूखको हाँगाहरूमा आकाशका सबै पक्षीहरूले

आफ्ना गुँड बनाएका थिए!

रूखको हाँगाहरूमुनि भूमिमा

सबै जीव जन्तुले बच्चा जन्माउथे।

सबै ठूला-ठूला राष्ट्रहरू

त्यो रूखको छाहारीमा बस्थे।

7 यसकारण रूख आफ्नो महानता

अनि लामो हाँगाहरूमा सुन्दर थियो।

किन? किनकि यसको जराहरूमा

यथेष्ट पानी थियो।

8 परमेश्वरका बगैँचाको कुनै देवदासको रूख पनि

त्यस्तो थिएन जस्तो यो रूख थियो।

सल्लाहको रूखले यति ज्यादा हाँगाहरू राख्दैन थियो।

देवदासको रूखले पनि यस्तो हाँगाहरू राख्दैन थियो।

परमेश्वरको बगैँचाको कुनै पनि रूख,

यति सुन्दर थिएन जति यो थियो।

9 मैले धेरै हाँगाहरूसहित यसलाई सुन्दर बनाएँ

अनि परमेश्वरको बगैँचाको

अदानका सबै रूखहरूले

यो रूखको ईर्ष्या गर्थ्यो! ”

10 यसकारण, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ: “रूख अग्लो भएकोछ। यसले आफ्नो हाँगाहरू बादल सम्म पुर्याएकोछ। यो घमण्डी छ किनकि यो अग्लो छ।

11 यसकारण मैले एकजना शक्तिशाली राजालाई यो रूख दिएँ। त्यो शाकले त्यस रूखलाई दृष्ट कामका निम्ति दण्ड दियो। मैले त्यो रूखलाई आफ्नो बगैँचाबाट बाहिर फर्काएँ।

12 विदेशीहरू बीचको सबै भन्दा कठोर जातिले यसलाई काटे। रूखको हाँगाहरू पर्वतमाथि अनि सम्पूर्ण बेसीहरूमा झर्‍यो। त्यस देशमा बग्ने नदीहरूले त्यसको भौँचिएको टुक्राहरू बगाएर लग्यो। रूख मुनि शीतल भएन, यसकारण सबै मानिसहरूले त्यसलाई छोडिदिए।

13 अब त्यो भौँचिएको रूखमा आकाशका सबै पक्षी बस्नथाले अनि यसको लडेको हाँगामा जङ्गली पशुहरू हिँड्न थाले।

14 “अब फेरि कुनै पनि रूख त्यो पानीले घमण्ड गर्नेछैन। त्यो बादल सम्म पुग्न चाहँदैन। असल पानी लगाएका कुनै पनि रूख अग्लो बढेर जानेछैन। किनकि सबैलाई मृत्यु निश्चित भईसकेकोछ। ती सबै मृत्युको ठाँउ शेओल नामक मृत लोकमा जानेछन्। तिनीहरू अरू मानिसहरूसँग जानेछन् जुन मरेर तल खल्डामा गएकाछन्।”

15 परमप्रभु मालिक भन्नुहुन्छ, “त्यस दिन जब त्यो स्ख चिहानमा गयो, मैले मानिसहरूलाई शोक मनाउन लाएँ। मैले त्यो स्खलाई गहिरो पानीमा चोपिदिएँ। मैले स्खको नदीहरू रोकिदिएँ अनि स्खकोलागि पानी बन्नु पनि रोकिदिएँ। मैले लबानोनलाई यसको निम्ति शोक मनाउन लगाएँ। खेतको सबै स्ख यो ठूलो स्खको शोकले रोगी भए।

16 मैले स्खलाई ढालिदिएँ अनि स्ख ढलेको आवाजको डरले राष्ट्रहरू कामे। मैले स्खलाई मृत्युको स्थानमा ल्याए। यो तिनीहरूसँग मिल्न तल खाल्डामा गयो। अतीतमा एदोनको सबै स्ख अर्थात् लबानोनको सर्वोत्तम स्खले त्यो पानी पिए। ती सबै स्खहरूले तल्लो संसारमा सान्त्वना प्राप्त गरे।

17 हो, त्यो स्ख पनि ठूलो स्खसँग मृत्युको चिहानमा गयो। तिनीहरू ती मानिसहरूसँग जम्मा भए, जो युद्धमा मारिएका थिए। त्यो ठूलो स्खले अरू स्खहरूलाई शक्तिशाली बनायो। त्यो स्ख राष्ट्रमा, त्यो ठूलो स्खको छाँयामा बस्थ्यो।

18 “यसकारण, त्यहाँ अदममा धेरै ठूला-ठूला अनि शक्तिशाली स्खहरू छन्। कुन स्खसँग मैले तिम्नो तुलना गर्नु? तिमी अदनको स्खसँग पाताल लोक जानेछौ। तिमीहरू खतना नभएका मानिसहरू अनि ती मृत्यु युद्ध भूमिमा मारिएकाहरूसित सम्मिलित हुनेछौ।

“हो, यो फिराऊन अनि उसको सबै मानिसहरूसँग हुनेछ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो!

32

फिराऊन एउटा सिंह या दैत्य?

1 देशबाट निकालिएको बाह्रौं वर्षको बाह्रौं महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

2 “हे मानिसको छोरो! फिराऊन मिश्रको राजाको विषयमा यो दुःखको गीत गाऊ। उनलाई भन:

“ तिमीले सोचेको थियो तिमी शक्तिशाली जवान सिंह हो, घमण्डसँग देशहरूमा घुम्दै थियो, तर साँच्चै तिमी एक अजिङ्गार जस्तै हो, तिमी पानीको प्रवाहलाई ठेल्लै बाटो बनाउँछौ, अनि आफ्नो खुट्टाले पानी छ्याप्टे, नदीहरू माटै-माटो बनायो। तिमीले मिश्रको नदीहरूलाई उत्तेजित पार्यौ। ”

3 परमप्रभु मेरा मालिक यी कुराहरू भन्नुहुन्छ:

“मैले धेरै मानिसहरूलाई एकै ठाँउमा जम्मा पारेकोछु।

अब म तिमीमाथि आफ्नो जाल फिर्जाउँछु।

त्यसपछि तिनीहरूले तिमीलाई तान्नेछन्।

4 त्यसपछि तिमीलाई सुख्खा जमीनमा झारिदिन्छु!

म तिमीलाई खेतमा फ्याँकिदिन्छु।

तिमीलाई खानका निम्ति म सबै पंक्षीहरू बोलाउँछु।

म प्रत्येक ठाँउबाट जङ्गली पशुहरू तिमीलाई खान अनि पेट भर्नका निम्ति बोलाउँछु।

5 म तिम्नो शरीरलाई पर्वतमाथि तितर-बितर पार्छु।

म तिम्नो लाशले बेसीहरू भरिदिन्छु।

6 म तिम्नो रागतले पहाड भिजाउनेछु

अनि भूमिमा सोसाउँछु।

अनि खोला नालाहरू पनि त्यसैले भरिनेछन्।

7 म तिमालाई लोप गराइदिन्छु म आकाशलाई छोपिदिन्छु

अनि ताराहरूलाई अँध्यारो पारिदिन्छु।

म सूर्यलाई बादलले ढाकिदिन्छु अनि चन्द्रमा चम्किने छैन।

8 म सबै चम्किने ज्योतिहरूलाई आकाशमा तिमीमाथि कालो बनाई दिन्छु।

म तिम्नो सबै देशमा अँध्यारो पारिदिन्छु।”

परमप्रभु मेरा मालिक भन्नुहुन्छ।

9 “अनि जब म तिमी टुक्रिएका टुक्राहरू अन्य राष्ट्रहरू र देशहरूमा जुन तिमी चिन्दैनौ ल्याउनेछु, धेरै मानिसहरूको हृदयमा कष्ट पुराइदिनेछु।

10 म धेरै मानिसहरूलाई तिम्नो विषयमा चकित पार्नेछु। तिनीहरूका राजा त्यस समय तिम्नो निम्ति भयभीत हुनेछन्, किनभने जब म उनको सामन्नेमा आफ्नो तरवार चलाउँछु तिनको प्रत्येक क्षणमा जब तिमी तल जान्छौ राजा डरले काम्नेछ। प्रत्येक राजा आफ्नो जीवनको निम्ति डराउनेछ।”

11 किन? किनकि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “बाबेलको राजाको तरवार तिम्नो विस्दृष्टमा युद्ध गर्नु आउँछ।

12 म ती सैनिकहरूको उपयोग गरेर तिम्नो मानिसहरूलाई युद्धमा मार्न लगाउँनेछु। ती सैनिकहरू देशमा सबै भन्दा डरलाग्दा देशहरूबाट आएको हुनेछन्। तिनीहरूले मिश्रको त्यो चीजहरूलाई नष्ट गरिदिनेछन् जसको घमण्ड मिश्रले गर्छ। मिश्रका मानिसहरूलाई नष्ट गरिदिनेछु।

13 मिश्रका नदीहरूको किनारामा धेरै पशुहरू छन्। म ती पशुहरूलाई पनि नष्ट गरिदिन्छु। मानिसहरूले भविष्यमा आफ्नो खुट्टाले पानी मिला पार्नेछैनन्।

14 यस्तो प्रकारले म मिश्रको पानीलाई शान्त बनाइदिन्छु, म त्यसको नदीहरूलाई मन्द गति बगाउँनेछु, त्यो तेल जस्तै बग्ने छ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो,

15 “म मिश्र देशलाई रिक्तो बनाइदिन्छु, त्यसले प्रत्येक चीज हराउनेछ। म मिश्रमा बग्ने सबैलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु अनि मालिक हूँ!

16 “यो एउटा विलापको गीत हो, जुन मानिसहरूले मिश्रका निम्ति गाउँछन्। अर्को देशहरूका छोरीहरूले (शहरहरू) मिश्रको विषयमा यो दुःखको गीत गाउनेछन्। तिनीहरूले यो मिश्र अनि त्यसको सबै मानिसहरूको विषयमा दुःखको गीत गाउँनेछन्।” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।

मिश्र देश नष्ट पारिनेछ

- 17 देशबाट निकालिएको बाह्रौं वर्षमा त्यही महीनाको पन्ध्रौं दिनमा परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
- 18 “हे मानिसको छोरो, मिश्रका मानिसहरूका निम्ति रूँत। मिश्र अनि ती छोरीहरूलाई शक्तिशाली राष्ट्रहरूबाट चिहान सम्म पुर्याऊ। तिनीहरूलाई खाल्डोमा लैजाऊ जहाँ तिनीहरू ती मानिसहरूसित सम्मलित हुन्छ जो पहिले नै खाल्डामा गइसकेकाछन्।
- 19 “मिश्र तिमी अरुभन्दा असल छैनौ। तल मृत्युको ठाँउमा जाऊ। जाऊ अनि बेखतनेहरूसित सुत।
- 20 “मिश्रलाई ती अरुहरू सबै मानिसहरूसँग जानुपर्छ जुन युद्धमा मारिएका थिए। शत्रुले उ अनि उसका मानिसहरूलाई टाडा तापेर लगे।
- 21 “बलिया अनि शक्तिशाली नेताहरू युद्धमा मारिए। ती खतना नभएका मानिसहरू मृत्युको भूमिमा गए। तिनीहरू मिश्रसित अनि यसको सहायकहरू त्यस ठाउँबाट बात गर्नेछन्।
- 22-23 “अशरू अनि त्यसको सबै सेना मृत्युको ठाँउमा छन्। अशरूका ती सबै सैनिकहरू युद्धमा मारिएका थिए। तिनीहरूको चिहान अरूको चिहान वरिपरि छन्। तिनीहरूको चिहानहरू अत्यन्तै गहिरो खाडल भित्र छन्। अशरूका सबै सेनाहरू युद्धमा मारिएका थिए। अनि तिनीहरूको चिहानहरू उसको चिहानको चौरतिर छन्। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे।
- 24 “एलाम त्यहाँ छ अनि उसका सबै सेनाहरू उसको चिहानको चौरतिर छन्। तिनीहरू सबै युद्धमा मारिएका थिए। ती बेखतने मानिसहरू पृथ्वीको गहिरो भागमा गए। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे। तर तिनीहरूले तिनीहरूको लाज तिनीहरूसितै लिए र गहिरो खाडल भित्र गए।
- 25 तिनीहरूले एलाम र उसका सैनिकहरूका निम्ति ओछ्यन लगाइ दिए जो युद्धमा मारिए। एलामका सबै मानिसहरू उसको चिहानको वरिपरि छन्। सबै खतना नभएकाहरू जो युद्धमा मारिए जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत बनाए। तर अहिले तिनीहरू जालसित तल गहिरो खाडलभित्र गए। तिनीहरूलाई जो पहिले मारिएका थिए तिनीहरूसितै राखियो।
- 26 “मेशेक, तुबल अनि त्यसको सम्पूर्ण सेनाहरू त्यहाँ छन्। तिनीहरूको चिहानहरू चौरतिर छन्। यी बेखतनाहरू सबै युद्धमा मारिएका थिए। जब यिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे।
- 27 तर अब तिनीहरू धेरै अघि मारिएका शक्तिशाली मानिसहरूसित लडिरहेका छन्। तिनीहरू आफ्नो आफ्नो युद्धको हतियारहरूसितै गाडिएका छन्। तिनीहरूको टाउको मुनि तिनीहरूका तरवारहरू राखिएको छन्। तर तिनीहरूको पापले तिनीहरूको हड्डी ढाकेको छ। किनभने जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई आतंकित पार्थे।
- 28 “मिश्र! तिमी पनि नष्ट हुनेछौ। तिमी ती बेखतनेहरूसँग पसारिने छौ। तिमी ती सैनिकहरूसँग सुत्नेछौ जो युद्धमा मारिएका छन्।
- 29 “एदोम पनि त्यही छ। त्यसको राजा अनि अरू शासकहरूसित त्यहाँ छ। ती शक्तिशाली सैनिकहरू पनि छन्। तिनीहरू अब अरुहरूसँग पसारिएका छन्, जो युद्धमा मरेका थिए। ती बेखतनेहरूसित पसारिएका छन्। तिनीहरू ती मानिसहरूसँग पातालमा गएका छन्।
- 30 “उत्तरका सबै शासकहरू त्यही छन्। त्यहाँ सीदोनको सबै सैनिकहरू छन्। तिनीहरूको शक्तिले मानिसहरू डराउँथे। तर तिनीहरू लज्जित थिए। ती खतना नभएका मानिसहरूसित अरू मानिसहरूसँग जो युद्धमा मारिएका थिए त्यहाँ सुत्ने छन्। तिनीहरू आफ्नो लाज आफूसँग लिएर तल गहिरो पातालमा गए।
- 31 “फिराऊनले ती मानिसहरूलाई देखेछन्, जो मृत्यु स्थलमा पुगेका छन् अनि उसका आफ्ना मानिसहरूलाई शान्ति हुनेछ। हो, फिराऊन अनि उसका सेनाहरू युद्धमा मारिने छन्।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
- 32 “जति बेला फिराऊन जीवित थियो, उसले मानिसहरूलाई भयभीत गरायो। तर अब उसलाई सबै खतना नभएकाहरूसित सुताइनेछ। फिराऊन अनि उसको सेनाहरू ती सबै अरू सैनिकहरूसँग सुत्ने छन्, जो युद्धमा मरिसकेका छन्।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

33

परमेश्वरले इजकिएललाई इम्राएलको निम्ति प्रहरी छान्नु भयो

- 1 परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो,
- 2 “हे मानिसको छोरो! आफ्नो मानिसहरूलाई भन। तिनीहरूलाई भन, ‘म शत्रुको सैनिकहरूलाई त्यस देशको विरुद्ध युद्धका निम्ति ल्याउन सक्छु। जब यस्तो हुन्छ त्यस बेला मानिसहरूले एउटा मानिसहरूलाई प्रहरीको रूपमा छान्न सक्छन्।
- 3 यदि प्रहरीले शत्रुको सैनिकहरू आउँदै गरेको देख्यो भने तुरुही बजाएर मानिसहरूलाई सावधान गराउँछ।
- 4 यदि यो मानिसले चेताउनी सुन्छ अनि त्यसको ध्यान दिएन भने नसुनेको जस्तो गरे शत्रुहरूले उसलाई मार्ने छ। त्यो मानिस आफ्नो मृत्युका निम्ति स्वयं उत्तरदायी हुनेछ।
- 5 उसले तुरुही सुन्यो तर चेताउनी नसुनेको जस्तो गर्यो। यसकारण उसको मृत्युका निम्ति ऊ स्वयं दोषी हुन्छ। यदि उसले चेताउनी प्रति ध्यान दिएको भए उसले आफ्नो जीवन बँचाउने थियो।
- 6 “तर हुनसक्छ त्यो प्रहरीले शत्रुको सैनिक आउँदै गरेको देखेर पनि तुरुही बजाएन। त्यस प्रहरीले मानिसहरूलाई चेताउनी दिएन शत्रुले तिनीहरूलाई कैदी बनाएर लैजान्छ र तिनीहरू बीचका एक मानिसलाई मार्छ। त्यो मानिस मारिनेछ किनभने उसले पाप गरेकोछ। तर प्रहरी पनि त्यो मानिसको मृत्युका निम्ति जिम्मेवारी हुनेछ।’
- 7 “अब हे मानिसको छोरो, म तिमीलाई इम्राएलका घरानाको प्रहरी छान्दैछु। यदि तिमीले मेरो मुखबाट केही सन्देश सुन्यौ भने तिमीले मानिसहरूलाई चेताउनी दिनुपर्छ।
- 8 म तिमीलाई भन्न सक्छु, ‘यो पापी मानिस मर्नेछ।’ त्यस बेला तिमीले त्यो मानिसकहाँ गएर मेरा निम्ति त्यो चेताउनी दिनु पर्छ। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौ अनि उसको जीवन बढिँद गर्नु भनेनौ भने त्यो मानिस मर्नेछ किनकि त्यसले पाप गर्यो। तर म तिमीलाई त्यसको मृत्युको जिम्मेवारी बनाउँनेछु।
- 9 तर तिमीले त्यो दुष्ट मानिसलाई आफ्नो जीवन बढिँद गर्नको निम्ति अनि पाप बन्द गर्न भनेर चेताउनी दिएको भए अनि यदि त्यसले पाप बन्द गर्न अस्वीकार गरेको भए त्यो मानिस मर्नेथ्यो किनकि त्यसले पाप गर्यो। तर तिमीले तिम्रो जीवन बचायौ।”

परमेश्वरले मानिसहरूलाई नष्ट गर्न चाहनु हुँदैन

- 10 “यसकारण हे मानिसको छोरो! इम्राएलका घरानालाई मेरा निम्ति केही भन। तिनीहरू भन्न सक्छन्, ‘हामीहरूले पाप गर्थौ अनि आज्ञाहरू भङ्ग गर्थौ। हाम्रो पाप, हाम्रो सहने शक्तिबाट बाहिर छ। हामी ती पापहरूको कारणले बाँचनको निम्ति के गर्नसक्छौ?’

11 “तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म मानिसहरू मर्दै गरेको हेर्न इच्छा गर्दिन, म चाँहदिन दुःख मानिसहरू मरून्। म ती पापी मानिसहरूलाई मकहाँ ल्याउन चाहन्छु। म चाहन्छु कि तिनीहरू आफ्नो जीवन बदलिं गरून् जसबाट जीवित रहन सकून्। यसकारण मकहाँ आऊ। नराम्रो काम गर्न छोडिदेऊ। हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’”

12 “हे मानिसको छोरो! तिमी मानिसहरूलाई भन ‘यदि एउटा असल भन्दा असल कामले उसलाई सहायता गर्ने छैन यदि उसले पाप गर्नु थाल्यो भने। अनि दुःख मानिसको दुःखताले उसलाई पतन गराउने छैन, यदि उसले असल गर्न थाल्यो भने। धर्मी मानिसले यदि पाप गर्न थाले बाँच्न सक्तैन।’”

13 “म धर्मी मानिसलाई भन्न सक्छु कि ऊ निश्चय नै बाँच्न सक्छ। तर यो पनि हुन सक्छ, कि त्यो धर्मी मानिसले सोचन शुरू गर्छ कि अतीतमा उदार भएको असल कामहरूले उसलाई रक्षा गर्छ। यसकारण उसले नराम्रो काम गर्न शुरू गर्न सक्छ। तर म उसको अतीतको धार्मिकताको याद राख्छु छैन! अहं ऊ त्यो पापको कारण मर्नेछ जुन उसले शुरू गरेकोछ।”

14 “अथवा यो पनि हुन सक्छ मैले कुनै पापी मानिसलाई भने कि उ मर्छ। तर उसले आफ्नो जीवन बदलिं गर्न सक्छ। उसले पाप गर्न छोडन सक्छ अनि सही जीवन बिताउन शुरू गर्न सक्छ। ऊ राम्रो अनि असल रहनसक्छ।”

15 उसले त्यो धरोटी फर्काउन सक्छ जुन उसले ऋण दिँदा लिएको थियो। उसले चोरेको चीजहरूका निम्ति क्षतिपूर्ति गर्न सक्छ। उसले त्यो विधिहरू पालन गर्नसक्छ जसबाट जीवन प्राप्ति हुन्छ। उसले नराम्रो काम गर्न छोड्छ। तब त्यो मानिस निश्चय नै जीवित रहनेछ। ऊ मर्नेछैन!

16 बित्तिका दिनहरूमा उसले गरेको पाप म याद गर्दिन। किन? किनकि ऊ अब ठीकसित बसेकोछ अनि उचित व्यवहार गर्छ। यसकारण ऊ जीवित रहन्छ!

17 “तर तिमी मानिसहरू भन्छन्, ‘यो उचित होइन! परमप्रभु मेरा मालिक त्यस्तो हुन सक्नु हुन।’

18 “तर तिनीहरू नै हुन् जो जीवित छैनन्! तिनीहरू नै हुन् जो बदलिनु पर्छ!”

19 यदि कुनै धर्मी मानिसले धार्मिकता त्यागेर पाप गर्न शुरू गर्छ भने, त्यो मानिस मर्नेछ।

20 अनि यदि कुनै दुःख मानिसले खराब काम गर्न छोडिदिन्छ अनि न्याय अनि सही व्यवहार गर्न थाल्यो भने त्यो मानिस जीवित रहनेछ।

20 तर तिमीहरू अझै पनि भन्नु परमप्रभुको बाटो उचित छैन। इस्राएलका मानिसहरू म प्रत्येक मानिसलाई उसको जीउने तरिका अनुसार न्याय गर्नेछु।”

यस्रशलेममाथि अधिकार गरियो

21 देशबाट-निकालिएको बाह्रौं वर्षको, दशौं महीनाको पाँचौं दिनमा एउटा मानिस यस्रशलेमबाट मकहाँ आयो। त्यो त्यहाँ भएको युद्धबाट भागेर आएको थियो। उसले भन्यो, “शहर (यस्रशलेम) लण्यो!”

22 अब साँझमा कैदी मेरो अधि आउन भन्दा पहिले परमप्रभु मेरा मालिकको शक्ति मकहाँ आयो। परमेश्वरले मलाई बोल्ने योग्य बनाउनुभयो। जब त्यो मानिस मकहाँ आयो, परमप्रभुले मेरो मूख खोली दिनुभयो अनि फेरि मलाई बोल्नदिनु भयो।

23 त्यस बेला परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

24 “हे मानिसको छोरो! इस्राएलको ध्वंश शहरमा इस्राएलीहरू बसिरहेका छन्। तिनीहरूले भन्दैछन्, ‘अब्राहाम मात्र एउटा मानिस थियो अनि परमेश्वरले उसलाई सारा भूमि दिनुभयो। अब हामी धेरै छौं, यसकारण निश्चय नै यो हाम्रो भूमि हो। हामी यसलाई लिनेछौं।’

25 “तिमीले भन्नु पर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू रगत सरीको मासु खान्छौ। तिमीहरूले आफ्नो मूर्तिहरूसित सहायताको आशा गर्छौ। तिमीहरूले मानिस माछौ। यसकारण म तिमीहरूलाई यो जमीन किन दिन्छु?’

26 तिमीहरू आफ्नो तरवारमा भर पर्छौ। तिमीहरू मध्ये प्रत्येकले डरलाग्दा पाप काम गर्छौ। तिमीहरू प्रत्येकले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छौ। यसकारण तिमीले भूमि पाँडेनौ।”

27 “ तिमीले भन्नुपर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि जुन मानिसहरू त्यो ध्वस्त शहरहरूमा बसिरहेकाछन् तिनीहरू तरवारद्वारा काटिनेछन्। यदि कुनै मानिस त्यो देशबाट बाहिर छ भने, म त्यसलाई जङ्गली पशुहरूलाई मार्न अनि खान लगाउँनेछु। यदि मानिसहरू किल्लामा अथवा गुफामा लुके भने रूढिले मर्नेछन्।

28 त्यो देशले ती सबै चीजहरू गुमाउनेछ जसमाथि तिनीहरूलाई घमण्ड थियो। इस्राएलको पर्वत उजाड हुनेछ। त्यस ठाँउमा केही पनि हुनेछैन।

29 तिनीहरूले अत्यन्तै भयंकर पापहरू गरेकाछन्। यसकारण म त्यो देश उजाड अनि निर्जन पार्छु। त्यसबेला तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”

30 “ अब तिमी विषयमा, हे मानिसको छोरो! तिमी मानिसहरू पर्खालहरूमा झुक्छन् अनि आफ्नो दैलोमा खडा भएर तिमी विषयमा कुरा गर्छन्। उनीहरू एक-अर्कामा भन्छन्, “आऊ र हामी गएर परमप्रभु के भन्नुहुँदैछ सुनौं।”

31 यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिमी छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिमी सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले पार्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउन चाहन्छन्।

32 “ तिमी यिनीहरूको दृष्टिमा प्रेमका गीतहरू गाउने गायक भन्दा अधिक छैनौ। तिमी स्वर राम्रो छ। तिमी आफ्नो बाजाहरू राम्रो बजाउँछौ। उनीहरूले तिमी वचन सुन्छन् तर त्यो अनुसार गर्दैनन् जुन तिमी भन्छौ।

33 तर जुन चीजहरूको विषयमा तिमी गाउँछौ त्यो सौँचै घट्नेछ अनि त्यस बेला मानिसहरूले सम्झनेछन् कि उनीहरूको बीच सौँचै एक अगमवक्ता थिए।”

34

इस्राएल भेडाहरूको एउटा बगाल जस्तै छ

1 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

2 “हे मानिसको छोरो! मेरा निम्ति इस्राएलको गोठालाहरूको विरुद्ध केही कुरा भन। तिनीहरूसित मेरो निम्ति बात गर। तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘इस्राएलको गोठालाहरू, तिमीहरूले तिमीहरूका मात्र पेट भरिरहेकोछौ। यो तिमीहरूका निम्ति एकदमै नराम्रो हुनेछ। तिमी गोठालाहरूको पेट किन भरिदिँदैनौ?’

3 तिमी बोसो खान्छौ अनि आफ्नो लुगा बनाउनको निम्ति त्यसको ऊन उपयोग गर्छौ। तिमीले मोटो भेडा माछौ, तर तिमीले दुब्लो भेडालाई खान दिँदैनौ।

4 तिमीहरूले कमजोरी र दुब्लो भेडाहरूलाई बलियो बनाएनौ। तिमीले चोट लागेको भेडालाई पट्टी बाँधिदिने। कति भेडाहरू भड्केर टाढो गए तर तिमीले त्यसको खोजी गरेनौ अनि फर्काएर ल्याएनौ। तिमी त्यो हराएको भेडाको खोजीमा गएनौ। अहं, तिमी निबुर अनि कठोर भयो।

5 “अनि अब भेडाहरू तितर-बितर भएका छन्, किनकि त्यहाँ कुनै गोठाला थिएनन्। त्यो प्रत्येक जङ्गली पशुको निम्ति भोजन बनियो। यसकारण भेडाहरू तितर-बितर भए।

6 मेरा सबै भेडाहरू बाटो बिराएर पर्वतहरू अनि हरेक अल्गो पहाडहरूमाथि गए। मेरा भेडाहरू पृथ्वी भरी बाटो बिराएर छरिए। कोही पनि त्यसको खोजी गर्ने थिएनन्।”

7 यसकारण तिमी गोठालाहरू हो, परमप्रभुको वचन सुन। परमप्रभु मेरा मालिक भन्नुहुन्छ।

8 “म आफ्नो जीवनको शपथ खाएर तिमीलाई प्रतिज्ञा दिलाउँछु। जङ्गली पशुहरूले मेरा भेडाहरूलाई समाते। हो, मेरो भेडाहरू सबै जङ्गली पशुहरूको निम्ति भोजन बनिए। किन? किनभने तिनीहरूको साँचो गोठाला थिएनन्। मेरो गोठालाले मेरो बगालको खोजी गरेनन्। ती गोठालाले भेडाहरूलाई मार्यो अनि आफै खायो। त्यसले मेरो भेडाहरूको पेट भरिदिएन।”

9 यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन।

10 परमप्रभु भन्नुहुन्छ, “म ती गोठालाहरूको विरुद्धमा छु। मेरो भेडाहरूको लागि तिनीहरूलाई उत्तरदायी ठहर्‍याउँछु। अब उसो म उनीहरूलाई गोठाला हुन दिदिन। त्यसपछि गोठालाहरूले आफ्नो पेट भरुं पनि पाउँदैनन्। म तिनीहरूको मुखबाट आफ्नो भेडाहरू बचाउनेछु। तब मेरा भेडाहरू उनीहरूको भोजन बन्दैछैनन्।”

11 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म आफै उनीहरूको गोठाला बनेछु। म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म तिनीहरूलाई खोज्नेछु।

12 यदि कुनै गोठाला आफ्नो भेडासँग त्यस समयमा छ, जब उसको भेडा टाढा जान थाल्यो भने उसलाई खोज्न म जान्छु। यस्तै प्रकारले म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म आफ्नो भेडालाई बचाउँनेछु। म उनीहरूलाई त्यो ठाँउबाट फर्काएर ल्याउँछु जहाँबाट अँध्यारो अनि धूम्रिएको दिनमा तितर-बितर भएका थिए।

13 म तिनीहरूलाई ती राष्ट्रहरूबाट फर्काएर ल्याउँछु। म तिनीहरूलाई देशहरूबाट जम्मा गर्छु। म तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु। इस्राएलको पर्वतहरूमा खोलाहरूको किनारामा, सबै ठाउँहरूमा जहाँ मानिसहरू बस्छन्, म तिनीहरूलाई खुवाउँछु।

14 म तिनीहरूलाई घाँस भएको चउरमा लिएर जान्छु। तिनीहरू इस्राएलको पर्वतको अर्लो स्थानमा जानेछन्। तिनीहरू घाँसमा चर्नेछन् र सुत्नेछन्। तिनीहरू इस्राएलको पर्वतमाथि भरपूर घाँस भएको चउरमा चर्नेछन्।

15 हो, म आफ्नो भेडालाई खुवाउँछु अनि तिनीहरूलाई विश्रामको ठाँउमा लिएर जान्छु।” परमप्रभु मेरा मालिकले यो सबै कुराहरू भन्नु भएको थियो।

16 “म हराएको भेडाको खोजी गर्नेछु। म ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। म कमजोर भेडालाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदार छन्।”

17 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अनि तिमी मेरो भेडा, म प्रत्येक भेडालाई न्याय गर्छु। म भेडा अनि बाख्राको बीचमा न्याय गर्नेछु।

18 तिमीहरूले राम्रो जमीनमा उम्रेको घाँसमा चर्न सक्छौ। यसकारण तिमीहरू त्यो घाँसलाई किन कुल्चिन्छौ जुन अर्को भेडाले खाने इच्छा गरेको हुन्छ। तिमीले पर्याप्त स्वच्छ पानी पिउन सक्छौ। यसकारण तिमीले रहेको पानी आफ्नो खुट्टाले किन मैला पार्छौं?

19 मेरो भेडाले त्यो घाँस अवश्यै खान्छ जुन तिम्रो खुट्टाहरूले कुल्चियो अनि त्यो पानी पिउँछ जुन तिमीले खुट्टाहरूले फोहर पार्यौं?”

20 यसकारण परमप्रभु मेरो मालिकले उम्रें भन्नुहुन्छ “म मोटा अनि दुबला भेडाहरूको बीचमा न्याय गर्नेछु।

21 तिमी आफ्नो बगालबाट अनि आफ्नो काँधले धक्का दिएर अनि आफ्नो सीङले सबै कमजोर भेडाहरूलाई त्यस बेला सम्म घचेरिदर्रौ जब सम्म तिमीले तिनीहरूलाई टाढा जानका निम्ति बाध्य पारेनौ।

22 यसकारण म आफ्नो भेडाहरूलाई बचाउँनेछु। तिनीहरू भविष्यमा जङ्गली पशुहरूद्वारा समातिने छैनन्। म एउटा भेडा अनि अर्को बीचमा न्याय गर्नेछु।

23 त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्छु। त्यसले तिनीहरूलाई आफै खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ।

24 त्यसपछि म परमप्रभु अनि मालिक तिनीहरूको परमेश्वर भन्छु मेरो दास दाऊद तिनीहरू बीचमा शासक हुन्छ। म, परमप्रभुले यो कुरा भनें।

25 “म आफ्नो भेडाहरूसँग शान्तिको करार बाँध्नेछु। म हानिकारक पशुहरूलाई देशबाट बाहिर निकाल्छु। तब भेडाहरू मरुभूमिमा सुरक्षित रहनेछ अनि जंगलमा सुत्नेछ।

26 म भेडाहरूलाई अनि आफ्नो पहाडको चारैतिरको ठाँउहरूलाई आशीर्वाद दिन्छु। म ठीक समयमा वर्षा गराउँछु। त्यो आशीर्वाद सहित वर्षा हुनेछ।

27 खेतमा उम्रिने बूझले आफ्नो फल दिन्छ। भूमिले आफ्नो फसल दिन्छ। यसकारण भेडाहरू आफ्नो प्रदेशमा सुरक्षित रहनेछन्। म तिनीहरूमाथि राखेको जुवा भाँचिदिन्छु। म तिनीहरूलाई ती मानिसहरूको शक्तिबाट बचाउँछु जसले तिनीहरूलाई दास बनाएकोछ। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हँ।

28 उनीहरू पशुहरू जस्तै भविष्यमा अन्य राष्ट्रहरूद्वारा बन्दी बनाइनेछन्। ती पशुहरूले तिनीहरूलाई खान्छेन। तर तिनीहरू अब भविष्यमा सुरक्षित रहनेछन्। कसैले उनीहरूलाई आतंकित पार्ने छैन।

29 म उनीहरूलाई कुनै यस्तो भूमि दिन्छु जसमा एउटा राम्रो बाँघा हुन्छ। तब उनीहरू त्यस देशमा भोकले पीडित हुनेछैनन्। तिनीहरू भविष्यमा राष्ट्रहरूबाट अपमानित हुन पाउँदैनन्।

30 त्यसपछि उनीहरूले सम्झनेछन् कि म नै तिनीहरूका परमेश्वर परमप्रभु हँ। तब उनीहरूले सम्झनेछन् कि म तिनीहरूसँग छु। इस्राएलका मानिसहरूले सम्झनेछन् कि ती मेरा मानिस हुन्!” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।

31 “तिमी मेरो भेडा हौ, मेरो खँकका भेडा, तिमीहरू मेरा मानिसहरू हौ, अनि म तिम्रो परमेश्वर हँ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

35

एदोमको विरुद्धमा सन्देश

1 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

2 “हे मानिसको छोरो! सेइर पर्वत तिर ध्यान देऊ अनि मेरो निम्ति त्यसको विरुद्धमा केही भन।

3 त्यसलाई भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ:

“ सेइर पर्वत, म तिप्रो विरुद्धमा छु!

म तिमीलाई दण्ड दिन्छु, म तिमीलाई उजाड र निर्जन बनाइदिन्छु, अनि तिमी खाली हुनेछौ।

4 म तिम्ना शहरहरू नष्ट गरिदिन्छु,

अनि तिमी खाली हुनेछौ

त्यसपछि तिमीले सम्झनेछौ म नै परमप्रभु हुँ।

5 “ किन? किनकि तिमी सधैं मेरो मानिसहरूको विरुद्ध गयो। तिमीले इस्राएलको बिस्टु आफ्नो तरवारको प्रयोग तिनीहरूको विपतिको आखिरी दण्डको समयमा गर्यौ। ”

6 यसकारण परमप्रभु मेरा मालिक भन्नु हुन्छ, “म आफ्नो जीवनको शपथ खाएर म त्यो प्रतिज्ञा गर्छु कि म तिमीलाई रक्तपातगर्न सुम्पिदिनेछु। रगतले पछ्याउनेछ। तिमीलाई मानिसहरू मार्न घृणा लाग्दैन, यसकारण, रगत तिप्रो पछि लाग्नेछ।

7 म सेइर पर्वतलाई उजाड गरिदिन्छु। म ती प्रत्येक मानिसलाई मार्छु जो त्यो शहरबाट आउँछ अनि म त्यो प्रत्येक मानिसलाई मार्नेछु जो त्यो शहरमा जाने प्रयात्र गर्छु।

8 म त्यसको पर्वतहरू लाशले ढाकिदिनेछु। लाशले तिप्रो सारा पहाडहरू, तिप्रो बेसीहरू अनि खोलाहरू ढाक्नेछ।

9 म तिमीलाई सधैंको लागि खाली गरिदिन्छु। तिप्रो शहरहरूमा कोही पनि हुनेछैन। त्यसपछि तिमीले सम्झनेछौ कि म नै परमप्रभु हुँ।”

10 तिमीले भन्यौ, “यी दुइ राष्ट्रहरू अनि देशहरू हाम्रा हुनेछन्। हामी यसलाई आफ्नो बनाउँछौ।”

तर परमप्रभु त्यहाँ हुनुहुन्छ।

11 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “तिमीले मेरो मानिसहरूको ईष्या गर्यौ। तिमी उनीहरू प्रति क्रोधित थियौ अनि तिमीले मलाई घृणा गर्थ्यौ। यसकारण आफ्नो जीवनको शपथ खाएर म प्रतिज्ञा गर्छु कि म तिमीलाई त्यसरी नै दण्डित गर्छु जसरी तिमीले उनीहरूलाई चोट पुर्यायो। म तिमीलाई दण्ड दिन्छु अनि आफ्नो मानिसहरूलाई सम्झिन दिन्छु कि म उनीहरूसँग छु।

12 त्यसपछि तिमीले पनि सम्झनेछैनौ कि मैले तिप्रो सबै अपमानहरू सुनें। तिमीले इस्राएल पर्वतको विरुद्ध धेरै नराप्रो कुराहरू भन्यौ। तिमीले भन्यौ, ‘इस्राएल नष्ट भएर गयो! हामीहरू त्यसलाई खाने कुरा जस्तो चबाउँछौ।’

13 तिमी घमण्डी थियो। तथा मेरो विरुद्ध तिमीले कुराहरू सुन्यौ। तिमीले धेरै पल्ट भन्यौ अनि जुन तिमीले भन्यौ, त्यसको प्रत्येक शब्द मैले सुनें। हो मैले तिमीलाई सुनें।”

14 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “त्यस समय सारा पृथ्वी प्रसन्न हुन्छ, जब म तिमीलाई नष्ट पाछु।

15 तिमी त्यति बेला प्रसन्न थियौ जति बेला इस्राएल देश नष्ट भएको थियो। म तिमीसित त्यस्तै व्यवहार गर्छु। सेइर पर्वत अनि एदोमको पुरा देश नष्ट गरिदिनेछु। त्यस बेला तिमीले सम्झनेछौ कि म परमप्रभु हुँ।”

36

इस्राएल भूमि फेरि निर्माण गरिने छ

1 “हे मानिसको छोरो, मेरो निम्ति इस्राएलको पर्वतहरूसित भन। इस्राएलको पर्वतहरू परमप्रभुको वचन सुन भन।

2 तिनीहरूलाई भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिप्रो बारेमा यसो भन्यो हेर अब ती प्राचीन पर्वतहरू हाम्रो हुनेछन्।’

3 “यसकारण मेरो लागि इस्राएलको पर्वतहरूलाई भन। भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिमीलाई उजाड बनायो। उनीहरूले तिमीलाई चारे तिरबाट कुल्चियो। उनीहरूले यस्तो गरे यसकारण तिमी अरु राष्ट्रको अधिकारमा गयो। तब तिप्रो बारेमा मानिसहरूले कुरा अनि कानेखुसी गरे।’ ”

4 यसकारण, हे इस्राएलका पर्वतहरू हो! परमप्रभु मेरा मालिकको वचन सुन। परमप्रभु मेरा मालिक पर्वतहरू, डाँडाहरू, धाराहरू, बेसीहरू, खोल्साहरू, उजाड भएका भग्नावशेषहरू अनि छोडिएको शहरहरू जुन चौरतिरबाट अरु राष्ट्रहरूद्वारा लुटिएको अनि हौंसो उडाएको छ भन्छन्।

5 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म सबै बाँकी रहेका राष्ट्रहरू र सबै एदोमकाहरूको विरुद्ध मेरो तीव्र ईच्छा र अनुभव मेरो पक्षमा बोलाउंस् तिनीहरूले मेरो देश आफ्नो लागि लिए अनि त्यस समयमा तिनीहरूको हृदय खुसी थियो। तिनीहरूले मेरो भूमिलाई यति साह्रो घृणा गरे कि तिनीहरूले यसलाई लुटिनु पर्ने जग्गाको रूपमा हेरे।”

6 “यसकारण, इस्राएल देशको विषयमा यसो भन। पर्वतहरू, पहाडहरू, खोलाहरू, अनि बेसीहरूलाई यसो भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘म आफ्नो डाह अनि क्रोधलाई मेरो आफ्नो निम्ति बोल्न दिनेछु। किनभने यी राष्ट्रहरूबाट तिमीले अपमानको पीडा अनुभव गरेकाछौ।’ ”

7 यसकारण, मेरो स्वामी परमप्रभु यसो भन्नुहुन्छ, “म प्रतिज्ञा गर्छु कि तिप्रो चौरतिरको राष्ट्रहरूले अपमानको कष्ट भोग्नेछन्।

8 “तर इस्राएलको पर्वतहरू, तिमीले तिप्रो रूखहरूलाई हाँगाहरू फैलाउनु अनि फलहरू इस्राएलकामेरो मानिसहरूका निम्ति फलाउनु पर्छ। मेरो मानिसहरू चाँडै आउनेछन्।

9 म तिमीसित छु। म तिमालाई सहायता गर्नेछु। मानिसहरूले तिप्रो जमीन जोड्नेछन्। बिऊ उमार्नेछन्।

10 तिमीमाथि असंख्य मानिसहरू हुनेछन्। इस्राएलको सारा परिवार अनि सबै मानिसहरू त्यहाँ बस्नेछन्। शहरहरूमा मानिसहरू बस्नेछन्। नष्ट भएका नयाँ स्थान जस्तै बनाइनेछन्।

11 म तिमीलाई धेरै मानिसहरू अनि जनावरहरू दिनेछु। तिनीहरू बढ्नेछन् अनि त्यसका बच्चाहरू हुनेछन्। म पहिलो जस्तै मानिसहरू तिमीमा बसलाई ल्याउनेछु र तिप्रोलागि पहिले भन्दा अझ राम्रो गर्नेछु। तब तिमीले थाहा पाउनेछौ, म नै परमप्रभु हुँ।

12 हो, म मेरो मानिस, इस्राएललाई तिप्रो जमीनमा डोह्याउनेछु। तिनीहरूले तिमीमाथि अधिकार गर्नेछन् अनि तिमी तिनीहरूका हुनेछौ। तिमीले तिनीहरूलाई फेरि कहिल्यै बाँझो देख्ने छैनौ।”

13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “हे इस्राएल देशका मानिसहरू तिमीहरूसित नराप्रो प्रकारले बोल्छन्। उनीहरू भन्छन्, तिमीले आफ्नो मानिसहरू नष्ट पायौ। तिनीहरू भन्छन् कि तिमीले तिनीहरूका नानीहरू टाढा लिएर गयो।

14 अब भविष्यमा तिमीले मानिसहरू नष्ट गर्नेछैनौ। तिमीले भविष्यमा नानीहरू टाढो लिएर जानेछैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो।

15 “म ती अरु राष्ट्रहरूलाई तिमीलाई अझ अपमान गर्न दिनेछैन। तिमीहरू तिनीहरूद्वारा अवहेलित हुनेछौ। तिमीहरूले तिमीहरूको मानिसहरूलाई अब उसो नष्ट गर्ने छैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो।

परमप्रभु उहाँको आफ्नो नाउँ रक्षा गर्नुहुन्छ

- 16 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
 17 “हे मानिसको छोरो! इस्राएलको परिवार आफ्नो देशमा बसेका थिए। मेरो लागि तिनीहरू रजस्वला भएका स्त्रीहरू जस्तै थिए। तिनीहरूको दुःख कामहरूको कारण अशुद्ध भए।
 18 तिनीहरूले जब त्यो देशमा मानिसहरूको हत्या गरे, त्यस जमीनमाथि रगत फैलाए। उनीहरूले आफ्नो मूर्तिहरूले देश मैला बनाए। यसकारण मैले तिनीहरूलाई देखाएँ कि म कति क्रोधित थिएँ।
 19 मैले उनीहरूलाई राष्ट्रहरूमा तितर-बितर पारेँ अनि सबै देशमा फैलाएँ। मैले उनीहरूलाई त्यही दण्ड त्यस कामको लागि दिए जुन उनीहरूले गरेका थिए।
 20 उनीहरू ती राष्ट्रहरूमा गए अनि ती देशहरूमा उनीहरूले मेरो बदनाम गरे। कसरी? त्यहाँ राष्ट्रहरूले उनीहरूको विषयमा कुरा गरे। तिनीहरूले भने, ‘ती परमप्रभुका मानिसहरू हुन् तर तिनीहरूले उहाँको भूमि छोड्नु पर्यो।’
 21 “इस्राएलका मानिसहरूले मेरो पवित्र नाम सबै तिर बदनाम गरे। मैले आफ्नो नामका निम्ति दुःख अनुभव गरे।
 22 यसकारण इस्राएलका घरानालाई भन कि परमप्रभु मेरो मालिक यसो भन्दछन्, ‘हे इस्राएलका घराना हो, तिमी जहाँ पनि गयो मेरो पवित्र नामको बढाउ गर्थौं। अब म केही गर्न गइरहेछु। म यो तिम्नो निम्ति गर्दिनँ। इस्राएल, म यो आफ्नो पवित्र नामको खातिर गर्नेछु।
 23 म ती राष्ट्रहरूलाई देखाउँछु कि मेरो महान नाम साँच्चै पवित्र छ। तब ती राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।” परमप्रभु मेरा मालिकले यसो भन्नु भएको थियो।
 24 परमेश्वरले भन्नुभयो, “म तिमीलाई ती राष्ट्रहरूबाट बाहिर निकालेर एकै ठाँउमा जम्मा गर्छु अनि तिमीलाई तिम्नो आफ्नो देशमा ल्याउँछु।
 25 त्यसपछि म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु अनि तिमीहरूलाई शुद्ध पाउँछु। म तिमीहरूका सारा अशुद्धिहरू धुन्छु अनि ती घृणित मूर्तिहरूबाट उत्पन्न अशुद्धिहरू धुन्छु।”
 26 परमेश्वरदले भन्नुभयो, “म तिमीहरूमा एउटा नयाँ आत्मा पनि भर्छु अनि तिम्नो सोचाई पनि बदलि गरिदिन्छु। म तिम्नो शरीरबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिन्छु।
 27 म तिमीहरूभित्र मेरो आत्मा हालिदिनेछु। म तिमीलाई बदली गर्छु जसद्वारा तिमी मेरो विधिहरू पालन गर्नेछौ। तिमी सावधानीसित मेरो नियमहरूको पालन गर्नेछौ।
 28 त्यसपछि तिमी त्यो देशमा बस्ने छौ जुन मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तिमीहरू मेरो प्रजा हुनेछौ अनि म तिमीहरू परमेश्वर हुनेछु।”
 29 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई बचाउँछु अनि तिमीहरूलाई अशुद्ध हुनबाट पनि जोगाउँछु। म अन्नलाई उम्रनको लागि आज्ञा दिन्छु। म तिमीहरूको विरुद्ध अनिकाल ल्याउँने छैन।
 30 म तिमीहरूको स्खहरूमा ज्यादा भन्दा ज्यादा फल अनि खेतमा धेरै अन्न उमारिदिन्छु। त्यसपछि तिमी अरु देश झैं भोकै बस्ने लाज फेरि कहिल्यै अनुभव गर्नेछैनौ।
 31 तिमीहरूले त्यो नराम्रो काम याद गर्नेछौ जुन तिमीहरूले गर्थौं, तिमीहरूले याद गर्नेछौ त्यो काम राम्रो थिएन। त्यसपछि तिमीहरू आफ्नो पापहरू अनि जुन डरलाग्दा काम गर्थौं त्यसको लागि तिमी स्वयं आफूलाई घृणा गर्नेछौ।”
 32 परमप्रभु मेरा मालिक भन्दछन्, “म चाहन्छु कि तिमी यो याद राख मैले तिमीहरूको भलाईका निम्ति यो काम गरेको होइन। म त्यो आफ्नो राम्रो नामको निम्ति गर्दछु। इस्राएलको परिवार, तिमीहरू आफ्नो बस्ने ढुङ्गामा लज्जित अनि व्याकुल हुनु पर्ने।”
 33 परमप्रभु मेरो मालिक भन्दछन्, “जुन दिन म तिमीहरूका सबै पापहरूबाट तिमीहरूलाई शुद्ध पाउँछु। म मानिसहरूलाई फेरि तिमीहरूको शहरहरूमा ल्याउँछु, यो नष्ट भएको शहरहरू फेरि बनाइनेछन्।
 34 उजाड भएको जमीन फेरि जोतियेछु। यहाँबाट भएर जाने प्रत्येकलाई यो सर्वनाशको थुप्रो देखाइने छैन।
 35 उनीहरूले भन्नेछन्, ‘बितेको दिनमा यो देश नष्ट भएको थियो। तर अब यो अदन्को बाँचा जस्तो भएकोछ। त्यो सर्वनाश अनि उजाड थियो, तर अब त्यो सुरक्षित भयो अनि त्यसमा मानिसहरू बस्छन्।”
 36 परमेश्वरले भन्नुभयो, “तब तिमीहरूको चारैतिरको राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ अनि म फेरि ती स्थानहरू पूरःनिर्माण गर्नेछु। मैले भूमिहरूमा स्खहरू रोपेँ जुन चाहिँ उजाड थियो। म परमप्रभु हुँ। मैले यी सबै भने अनि मैले सबै गरे।”
 37 परमप्रभु मेरा मालिक यसो भन्दछन् “म यो पनि चाहन्छु कि इस्राएलको घरानाकहाँ आवास अनि यी कुराहरू तिनीहरूका निम्ति माग्नु। म तिनीहरूलाई असंख्य मानिसहरू बनाउँछु। तिनीहरू भेडाको बगालहरू जस्तै हुन्छन्।
 38 यसशलेममा विशेष चाडहरूको अवसरमा पवित्र बनाएको भेडा अनि बाघाहरू भरिने छ। यस्तै प्रकारले शहरहरू अनि नष्ट भएका भूमिहरू मानिसको भीडले भरिन्छ। त्यतिबेला मानिसहरूले सम्झनेछन् म परमप्रभु हुँ।”

37

सूकेका हाडहरूको दर्शन

- 1 परमप्रभुको शक्ति ममाथि आयो। परमप्रभुको आत्माले मलाई शहर बाहिर लिएर गयो अनि तल एउटा बेसीको बीचमा राखिदियो। बेसी मेरोको मानिसको हाडहरूले भरिएको थियो।
 2 बेसीमा असंख्य हाडहरू थिए, परमप्रभुले मलाई हाडहरूको चारैतिर घुमाउनु भयो। मैले देखे हाडहरू साह्रै सूकेका थिए।
 3 त्यसपछि परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! के यी हाडहरू जीवित हुनसक्छ?”
 मैले उत्तर दिएँ, “परमप्रभु मेरो मालिक! यस प्रश्नको उत्तर तपाईंले मात्र जान्नु हुन्छ।”
 4 परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ती हाडहरू विषयमा मेरो लागि केही भन। ती हाडहरूसँग भन, ‘सूकेका हाडहरू! परमप्रभुको वचन सुन।
 5 परमप्रभु मेरो मालिक तिमीहरूसित यो भन्दछन्, म तिमीहरूमा सास आउँन दिनेछु अनि तिमी जीवित हुनेछौ।
 6 म तिमीहरूमाथि नसा अनि मांसपेशीहरू लगाउँछु अनि म तिमीहरूलाई मासु र छालाले छोपिदिन्छु। त्यसपछि म तिमीहरूमा प्राण संचार गरिदिन्छु अनि तिमी फेरि जीवित भएर उठ्नेछौ। त्यतिबेला तिमीहरूले सम्झने छौ म नै परमप्रभु तिम्नो मालिक हुँ।”
 7 यसकारण मैले परमप्रभुको लागि त्यही कुरा गरेको जस्तो गर्न खोजेँ। जति बेला मैले केही भन्न आँटको थिएँ प्रचण्ड ध्वनी सुनेँ! हाडहरू चल्नु थाले अनि हाडहरू, हाडहरूसित जोडिन थाले।
 8 मेरो आँखा अचार्डी नसा, मांसपेशीहरू, मासु अनि छालाले हाडहरूलाई छोपन शुरू गर्थो। तर शरीरहरू हल्लिएन, तिनीहरूमा प्राण थिएन।

9 तब परमप्रभु मेरा मालिकले मसँग भन्नुभयो, “मेरा लागि हावालाई अगमवाणी गर। हे मानिसको छोरो! मेरा निम्ति हावासित कुरा गर। हावासित भन कि परमप्रभु मेरा मालिकले यसो भन्नुहुँदछ, ‘हावा सबै दिशाबाट आऊ अनि ती लाशहरूलाई जीवन दिइनेछ। तिनीहरू भित्र सास भरि दिनेछु अनि तिनीहरू फेरि जीवित हुनेछन्।’ ”

10 उहाँले जस्तो बताउनु भएको थियो मैले त्यही प्रकारले हावासित कुरा गरें। अनि लाशहरूमा प्राण आयो। तिनीहरू जीवित भए अनि उभिए। त्यहाँ धेरै मानिसहरू थिए, अनि त्यहाँ एउटा एकदमै ठूलो सैनिक बनियो।

11 त्यसपछि परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! यी हाडहरू इस्राएलको पुरै घराना जस्तै हुन। इस्राएलका मानिसहरू भन्छन्, ‘हाम्रो हाडहरू सुकेका छन् हाम्रो आशा समाप्त भयो। हामी पूर्ण रूपले नष्ट गरिएकाछौं।’

12 यसकारण उसित मेरो निम्ति कुरा गर। उसलाई भन परमप्रभु अनि मालिक यसो भन्नु हुन्छ, ‘मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूलाई बाहिर ल्याउँछु। त्यसपछि म तिमीहरूलाई इस्राएलको भूमिमा ल्याउँछु।

13 मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूका चिहानहरूबाट तिमीहरूलाई बाहिर ल्याउँछु। त्यस बेला तिमी सम्झने छौ कि म नै परमप्रभु हूँ।

14 म आफ्नो आत्मा तिमीहरूमा हालि दिनेछु अनि तिमीहरूलाई फेरि जीवित पार्छु। त्यसपछि तिमीहरूलाई म तिमीहरूको देशमा फेरि ल्याउँछु। त्यसपछि तिमीहरूले थाहा पाउनेछौ म परमप्रभु हूँ। तिमीहरूले जान्नेछौ मैले यो कुरा भने अनि यस्तो हुने पारें।” परमप्रभुले यसो भन्नु भएको भयो।

यहदा अनि इस्राएल फेरि एक हुने

15 परमप्रभुको वचन फेरि मकहाँ आयो! उहाँले भन्नुभयो,

16 “हे मानिसको छोरो! एउटा लौरो ल्याऊ अनि त्यसमा यो वचन लेख ‘यो लौरो यहदा अनि त्यसको मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ त्यसपछि अर्को लौरो ल्याऊ अनि त्यसमा, ‘प्रैमको यो लौरो, यसुफ अनि त्यस मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’

17 त्यसपछि दुइवटै लौरोहरू एउटा ठाँउमा जोड। तिप्रो हातमा एउटा लौरो हुनेछ।

18 “तिम्रा मानिसहरूलाई यो स्पष्ट पार्नका निम्ति भन्छु कि यसको अर्थ के हो?

19 तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक भन्नु हुन्छ, ‘म यसुफको लौरो लिन्छु जुन इस्राएलको मानिसहरूको हो, जो प्रैम अनि उसको मित्रको हातमा छ। त्यसपछि म त्यो लौरो यहदाको लौरोसित राख्छु अनि त्यसलाई एउटै लौरो बनाउँछु। मेरो हातमा त्यो एउटा लौरो हुनेछ।’

20 “तिनीहरूको आँखाको अघाडी लौरोहरू आफ्नो हातमा समात। तिमीहरूले लौरोहरूमा त्यो नामहरू लेखेका थियौं।

21 मानिसहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘म इस्राएलका मानिसहरूलाई त्यो राष्ट्रहरूबाट ल्याउँछु, जहाँ उनीहरू गएका छन्। म उनीहरूलाई चौरैतिरबाट एकत्रित पार्छु। अनि तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु।

22 म तिनीहरूलाई इस्राएलको पर्वतहरूको देशमा एउटा राष्ट्र बनाउँछु। उनीहरू सबैको एउटा राजा हुनेछ त्यो दुईवटा राष्ट्रहरू बनिने छैन। त्यो भविष्यमा राज्यमा बाँडिने छैन।

23 तिनीहरू तिनीहरूको मूर्तिसित लगातार तिनीहरू आफैलाई अशुद्ध बनाउने छन् अनि डरलाग्दा प्रतिमा अथवा केही अरु अपराध। तर म तिनीहरूलाई रक्षा गर्नेछु अनि तिनीहरू सबैलाई ती भूमिहरूदेखि जम्मा गर्नेछु जहाँ तिनीहरूले पाप गरेका थिए।

24 “ मेरो दास दाऊदले तिनीहरूमाथि राज गर्नेछन तिनीहरू सबै एउटा मात्र गोठाला हुनेछ। उनीहरू मेरो नियमहरूको साहारामा बसेछन् अनि मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो काम गर्नेछन् म जे भन्छु त्यही गर्नेछन्।

25 तिनीहरू त्यो भूमिमा बसेछन् जुन मैले आफ्नो दास याकुबलाई दिएको थिएँ। तिनीहरूका पिता-पुर्खाहरू त्यो त्यस ठाँउमा बस्थे अनि मेरा मानिसहरू त्यहाँ बसेछन्। त्यो उनीहरूको नानीहरू अनि तिनीहरूको नाता-नातिनीहरू सदा-सर्वदा त्यही बसेछन् अनि मेरो दास दाऊद तिनीहरूको आर्वा भाए सदा-सर्वदा त्यहाँ बसेछ।

26 म तिनीहरूसित एक शान्ति करार बाँध्नेछु। यो सन्धि सधैं रहिरहनेछ। म तिनीहरूलाई तिनीहरूको देश दिनेछु। म तिनीहरूको संख्या वृद्धि गर्नेछु। म मेरो पवित्र स्थानलाई तिनीहरूको विषयमा सदा-सर्वदा राख्नेछु।

27 मेरो पवित्र पाल त्यहाँ उनीहरूको बीच हुन्छ। हो, म तिनीहरूको परमेश्वर अनि उनीहरू मेरो मानिसहरू हुनेछन्।

28 तब अरु राष्ट्रहरूले जान्नेछन् कि म परमप्रभु हूँ अनि तिनीहरूले यो जान्नेछन् कि म मेरो पवित्र भूमि सबै इस्राएलमा राखेर, म तिनीहरूलाई मेरा विशेष मानिसहरू बनाउँदैछु।”

38

गोगको विस्त्रुमा समाचार

1 परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

2 “हे मानिसको छोरो! मागोगा देशमा गोगतिर ध्यान देऊ। त्यो मेशेक अनि त्बल राष्ट्रको सर्वाधिक महत्वपूर्ण प्रमुख हो। गोगको विस्त्रुमा मेरो लागि केही भन।

3 उसलाई भन कि स्वामी परमप्रभु भन्नुहुन्छ, ‘गोग तिमी मेशेक अनि त्बल राष्ट्रको सर्वाधिक महत्वपूर्ण प्रमुख हौं। तर म तिप्रो विस्त्रुमा छु।

4 म तिमीलाई समात्छु अनि तिप्रो समस्त सेनालाई फर्काई ल्याउँछु। तिप्रो सेनाको सबै मानिसहरूलाई फर्काई ल्याउँछु। म सबै घोडा अनि घोडसवारहरूलाई फर्काई ल्याउँछु। म तिप्रो युवमा बल्छी लगाउँनेछु अनि तिमीहरू सबैलाई फर्काई ल्याउँछु। सबै सैनिकले आफ्नो तरवारहरू अनि ढालहरू सहित आफ्नो सैनिक पोशाक लगाउँनेछन्।

5 फारस, कृश अनि पूतको सैनिक उनीहरूसँग हुन्छन्। ती सबैले तिनीहरूको ढाल तथा शिरमा टोप धारण गरेको हुन्छ।

6 त्यहाँ गोगेर उसको सबै सैनिकहरूसित हुनेछ। त्यहाँ तोपगानीको राष्ट्र सबै सैनिक समूहसँग हुनेछ जो उत्तर दिशाको टाडो ठाँउबाट आउँछ। त्यहाँ तिमीहरूसित धेरै राष्ट्रहरूका मानिसहरू हुनेछन्।

7 “ तयार हौ, तिमी आफूलाई तयार पार अनि त्यो जो सेनाले तिमीहरूसँग एकता तिनीहरूलाई पनि गराइएकोछ। तिमीले निगरानी राख्नु पर्छ अनि तयार रहन पर्छ।

8 लामो समय पछि म तिमीलाई सम्झ्नेछु। अब अन्तिम वर्षहरूमा तिमी त्यो प्रदेशमा आउनेछौ जुन युद्ध पछि पुनःनिर्माण हुन्छ। मानिसहरू फेरि धेरै राष्ट्रहरूबाट भेला गराइएका छन्। बितेको दिनहरूमा इस्राएलको पर्वत घरी-घरी नष्ट गरिएको थियो। तर यी मानिसहरू राष्ट्रहरूबाट फर्किएकाछन् तिनीहरू सबै सुरक्षासाथ जीउनेछन्।

9 तर तिमी तिनीहरूमाथि आक्रमण गर्न आउनेछौ। तिमी तुफान जस्तै आउनेछौ। तिमी देशलाई ढाक्दै गर्जने बादल जस्तै आउनेछौ। तिमी अनि धेरै राष्ट्रहरूलाई तिप्रो सैनिकहरूको समूह, यी मानिसहरूमाथि आक्रमण गर्न आउनेछन्।”

10 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “त्यस समय तिप्रो मनमा एउटा विचार आउनेछ। तिमीले एउटा नराम्रो योजना बनाउन शुरू गर्नेछौ।

11 तिमीले भन्नुछौ, ‘म त्यो देशमा आक्रमण गर्न जानेछु जसको शहर बिना पर्खालको छ। सुरक्षित छौं भनी उनीहरू सम्झन्छन् उनीहरूको रक्षाका निम्ति चारैतिर पर्खाल छैन। उनीहरूको ढैलोमा ताला छैन, उनीहरूको ढैलो पनि छैन।

12 म तिनीहरूलाई लुट्नेछु अनि सबै बहुमूल्य चीजहरू तिनीहरूबाट लिन्छु। म ती स्थानहरूको विरुद्धमा लड्छु जे नष्ट भइसकेकोछ, तर अब मानिसहरू त्यहाँ बस्न थालेकाछन्। म तिनीहरूको विरुद्ध जानेछु जो अन्य राष्ट्रहरूबाट जन्मा भएका छन्। अब तिमीहरू पशु र सम्पतिको मालिक भएका छन्। उनीहरू संसारको केन्द्रमा बस्छन्।’

13 “शेबा, ददान अनि तशीशका सबै व्यापारीहरू अनि सबै शहरहरू जजससित तिनीहरू व्यापार गर्छन्, तिमीलाई सोध्नेछन्, ‘के तिमी बहुमूल्य चीजहरूमाथि अधिकार जमाउनु आएका हौ? के तिमी आफ्नो सैनिकहरूको समूहसित ती राम्रो चीजहरू सुन, चाँदी, गाई-वस्तु तथा सम्पत्ति लिएर जान आएका हौ? के तिमी ती सबै बहुमूल्य चीजहरू लिन आएका हौ?’ ”

14 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! मेरा निम्ति गोगलाई भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘तिमी हाम्रो मानिसहरूलाई आक्रमण गर्नु आउनेछौ। जब कि उनीहरू शान्तिपूर्वक अनि सुरक्षित बसिरहेका छन्।

15 तिमी टाढो उत्तरको आफ्नो ठाँउबाट आउनेछौ अनि तिमी बहुसंख्यक मानिसहरूलाई साथमा लिएर आउनेछौ। ती सबै घोडसवार हुनेछन्। तिमी एउटा विशाल अनि शक्तिशाली सेना हुनेछौ।

16 तिमी मेरा मानिस इस्राएलको विरुद्ध युद्ध गर्न आउनेछौ। तिमी देशलाई ढाक्ने गजिने बादल हुनेछौ। म पछिबाट आफ्नो देशको विरुद्ध युद्ध गर्नु तिमीलाई ल्याउँछु। त्यसपछि राष्ट्रहरूले मलाई सम्मान गर्नेछन् अनि जान्नेछन् कि म पवित्र हूँ। उनीहरूले देख्नेछन् कि म तिप्रो विरुद्ध के गर्छु।”

17 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “अतीतमा मैले तिप्रो विषयमा जे भनेको थिएँ त्यस समय मानिसहरूले याद गर्नेछन्। उनीहरूले याद गर्नेछन् मैले आफ्ना दासहरू इस्राएलको अगमवक्ताहरूको उपयोग गरे। उनीहरूले याद गर्नेछन् इस्राएलका अगमवक्ताहरूले मेरो निम्ति अतीतमा कुरा गरे अनि भने कि म तिमीलाई उनिहरू विरुद्ध युद्ध गर्न ल्याउँछु।”

18 परमप्रभु मेरो मालिकले भन्नुभयो, “त्यस समय गोग, इस्राएल देश विरुद्ध युद्ध गर्नु आउनेछ। म आफ्नो क्रोध प्रकट गर्नेछु।

19 क्रोध अनि उतेजनामा म यो प्रतिज्ञा गर्छु, म प्रतिज्ञा गर्दछु कि इस्राएलमा एउटा दूलो भईचालो आउँछ।

20 त्यस समय सबै जीवित प्राणी डरले कान्ने छन्, समुद्रका माछाहरू, आकाशका चराहरू, खेतका जंगली पशुहरू अनि ती जमीनमा घस्रने सबै सानो-सानो प्राणीहरू डरले कान्नेछन्। पर्वत झर्नेछ अनि डाँडाहरू भत्किनेछ। प्रत्येक पर्खाल जमीनमा झर्नेछ।”

21 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “इस्राएलको पर्वतहरूमा, म गोगको विरुद्ध सबै किसिमको डर उत्पन्न गर्छु। त्यसको सैनिक यति भयभीत हुन्छ कि तिनीहरूले एका अर्काथि आक्रमण गर्नेछन् अनि आफ्नो तरवारले एउटाले अर्कालाई मार्नेछन्।

22 म गोगलाई रोग अनि मृत्युको टाप दिन्छु। म गोग अनि धेरै राष्ट्रहरूको सैनिकमाथि अरिना, आगो अनि गन्धकको वर्षा वर्षाउनेछु।

23 त्यसपछि म देखाउँछु कि म कति महान छु, म प्रमाणित गर्छु कि म पवित्र छु। धेरै राष्ट्रहरूले मैले यो कुरा गरेको देख्नेछन् अनि जान्नेछन् कि म को हूँ। तब उनीहरूले थाहा पाउने छन् कि म परमप्रभु हूँ।

39

गोग अनि उसको सेनाको मृत्यु

1 “हे मानिसको छोरो! गोगको विरुद्ध मेरा निम्ति केही भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘गोग, तिमी मेशेक अनि त्वल देशहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हौ। तर म तिप्रो विरोधमा छु।

2 म तिमीलाई समातेर फर्काई ल्याउँछु। म तिमीलाई उत्तरको डाडाँबाट ल्याउँछु। म तिमीलाई इस्राएलको पर्वतहरूको विरुद्ध युद्ध गर्नका निम्ति ल्याउँछु।

3 तर म तिप्रो धनुलाई तिप्रो देखे हातबाट तल खसालिदिन्छु। म तिप्रो दाहिने हातबाट तिप्रो काँड तल झारिदिन्छु।

4 तिमी इस्राएलको पर्वतमा मारिनेछौ। तिमी तिप्रो सैनिक समूह अनि तिमीसित भएको अरु सबै राष्ट्रहरू युद्धमा मारिनेछन्। म तिमीलाई हेरेक किसिमको पक्षीहरू, जुन मांसहारी छन्, तथा सबै जंगली पशुहरूको भोजनको रूपमा दिन्छु।

5 तिमी खुल्ला मैदानमा मारिनेछौ। मैले यो भनिदिएकोछु।” परमप्रभु मेरा मालिकले ती कुराहरू भन्नुभयो।

6 परमेश्वरले भन्नुभयो, “म मागोग अनि ती मानिसहरूलाई जुन समुद्रको किनारमा सुरक्षित बस्छन्, तिनीहरूको विरुद्ध आगो पठाइदिनेछु। त्यसपछि उनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हूँ।

7 म मेरो पवित्र नाम मेरो इस्राएलका मानिसहरूलाई प्रकट गराउँछु। म मेरो पवित्र नाम मानिसहरू अघि अझ धेरै नष्ट गर्न दिनेछैन। राष्ट्रहरूले थाहा पाउनेछन् कि म परमप्रभु हूँ। तिनीहरूले जान्नेछन् कि म इस्राएलमा एकमात्र पवित्र छु।

8 त्यो समय आउने छ। यो घटने छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो। “यो त्यही दिन हो, जुन दिनको विषयमा म भन्दैछु।

9 “त्यस समय, इस्राएलको शहरमा बस्ने मानिसहरू ती खेतहरूमा जानेछन्। उनीहरूले शत्रुको हात-हतियारहरू जम्मा पार्नेछन् अनि जलाउनेछन्। ती सबै ढालहरू, धनु-काँडहरू अनि भालाहरू जलाउने छन्। उनीहरूले हात-हतियारहरू दाउराको रूपमा सात वर्ष सम्म प्रयोग गर्नेछन्।

10 तिनीहरू मैदानबाट दाउरा जम्मा गर्दैनन् अथवा जंगलमा दाउराहरू काट्न पार्नेछन्, किनकि त्यो हात-हतियारहरू प्रयोग दाउराको रूपमा गरिनेछ। ती बहुमूल्य चीजहरू सैनिकहरूबाट छोप्नेछन् जुन तिनीहरूले चोर्न चाहन्थे। ती सैनिकहरूबाट राम्रो चीजहरू लिन्छन् जसले तिनीहरूबाट राम्रो चीजहरू लिएका थिए।” परमप्रभु मेरा मालिकले भन्नुभयो।

11 परमेश्वरले भन्नुभयो, “त्यस समय गोगलाई गाडन इस्राएलमा एउटा ठाँउ छान्नेछु। त्यो खार समुद्रको पूर्वमा यात्रीहरूको बेसीमा गाडिनेछ। यसले यात्रीहरूको बाटो रोक्नेछ। किन? किनकि गोग अनि त्यसको सारा सेनाहरू त्यस ठाँउमा गाडिनेछन्। मानिसहरूले यसलाई ‘गोगको सेनाहरूको बेसी’ भन्नेछन्।’

12 इस्राएलका परिवारले तिनीहरूको भूमि शुद्ध गर्नका निम्ति सात महीना सम्म गाडने छन्।

13 देशका साधारण मानिसहरूले शत्रुको सैनिकहरूलाई गाडनेछन्। इस्राएलका मानिसहरू त्यसदिन प्रसिद्ध हुनेछन् जुन दिन म आफ्नो सम्मान पाउँछु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

14 परमेश्वरले भन्नुभयो, “मानिसहरूले मजदूरहरूलाई ती मेरोको सैनिकहरू गाडनको निम्ति पूरा समय सम्म नोकरा दिनेछन्। यस्तो प्रकारले तिनीहरूले देशलाई पवित्र पार्नेछन्। ती मजदूरहरूले सात महीना सम्म काम गर्नेछन्। उनीहरू लाशहरू खोज्दै चारै तिर जानेछन्।

- 15 ती मजदूरहरू चारै तिर खोज्दै घुम्नेछन्। यदि तिनीहरूले कुनै हड्डी देखे भने त्यसको छेउमा एउटा चिन्ह लगाइराख्नेछन् जब सम्म खाडल खन्ने मानिस आउँदैन गोगको सैन्यको बेसीमा हड्डी जब सम्म गाडिदेन त्यतिञ्जेल सम्म चिह्न रहनेछ।
- 16 त्यो मृतक मानिसहरूको नगर चिहान (हामोनाह) कहलाइनेछ। यस्तो प्रकारले उनीहरूले देशलाई शुद्ध पार्नेछन्।”
- 17 परमप्रभु मेरा मालिकले यसो भन्नुभयो, “हे मानिसको छोरो! मेरो लागि पंक्षीहरू, अनि जङ्गली पशुहरूसँग केही भन। त्यसलाई भन, ‘यहाँ आऊ। यहाँ आऊ, एक ठाँउमा भेला हो। आऊ यो बलि खाऊ जुन मैले तिमीहरूको निम्ति तयारी बनाई रहेको छु। त्यो इस्त्राएलको पर्वतमा एउटा विशाल बलिदान हुनेछ। आऊ, मासु खाऊ अनि रगत पिऊ।
- 18 तिमीले शक्तिशाली सैनिकहरूको मासु खानेछौ। तिमीहरूले संसारको प्रमुखहरूको रगत पिउनेछौ। तिनीहरू तिमीहरूका निम्ति भेडाहरू अनि बोकाहरू अनि बाशानका मोटो सादेहरू जस्तै हुन।
- 19 तिमी जति चाहन्छौ त्यति बोसो खान सक्छौ अनि तिमीले रगत त्यसबेला सम्म पिउन सक्छौ जति बेला सम्म तिप्रो पेट भरिदैन। तिमीले मेरो बलि खानेछौ अनि पिउनेछौ जुन मैले तिम्ना निम्ति मारे।
- 20 मेरो टेबलमा तिमीले खानुका निम्ति अत्यन्तै ज्यादा मासु पाउनेछौ। त्यहाँ घोडा अनि रथ सवारहरू, शक्तिशाली सैनिक अनि अरू सबै लडने मानिस हुनेछन्।” परमप्रभु मेरा मालिक यसो भन्नुभयो।
- 21 परमेश्वरले भन्नुभयो, “म अरू राष्ट्रहरूलाई देखाउनेछु, मैले के गरे। उनीहरूले राष्ट्रलाई सम्मान गर्न शुरू गर्नेछन्। उनीहरूले मेरो शक्ति देखेछन् जुन मैले शत्रुको विरुद्ध उपयोग गरे।
- 22 तब त्यस दिन पछि इस्त्राएलका घरानाले जान्नेछन् कि म नै परमेश्वर तिनीहरूका परमप्रभु हूँ।
- 23 अनि राष्ट्रहरूले यो थाहा पाउनेछन् कि इस्त्राएलको परिवारलाई किन बन्दी जस्तै बनाएर अन्य जातिहरूमा लगे। तिनीहरूले जान्नेछन् मेरो मानिस, मेरो विरुद्धमा उठे। यसैकारण मैले उनीहरूलाई टाढो लगे। मैले तिनीहरूको शत्रुहरू तिनीहरूलाई हराउन दिएँ। यसकारण, मेरा मानिसहरू युद्धमा मारिए।
- 24 उनीहरूले पाप गरे अनि आफैँलाई अपवित्र बनाए। यसकारण मैले उनीहरूलाई त्यो कामको निम्ति दण्ड दिएँ, जुन उनीहरूले गरे। यसकारण मैले मेरो अनुहार तिनीहरूबाट लुकाए।”
- 25 यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अब म याकूबको परिवारमा सुदिन फर्काई ल्याउनेछु। मैले पुरै इस्त्राएलको परिवारमाथि दया गरेकोछु। म आफ्नो पवित्र नामको निम्ति म जोशिलो हुनेछु।
- 26 मानिसहरू आफ्नो लाज अनि मेरो विरुद्धमा सारा समय भुल्नेछन्। उनीहरू आफ्नो देशमा सुरक्षित रहनेछन्। कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन।
- 27 म मेरो मानिसहरूलाई अन्य देशहरूबाट ल्याउनेछु। तिनीहरूलाई म शत्रुहरूको देशमा भेला पार्नेछु। त्यति बेला धेरै राष्ट्रहरूले थाहा पाउनेछन् कि म कति पवित्र छु।
- 28 तिनीहरूले सम्झनेछन कि म परमप्रभु तिनीहरूको परमेश्वर हूँ। किन? किनकि मैले तिनीहरूलाई घरबाट निकाले अनि अरू देशहरूमा बन्दीको रूपमा पठाएँ। त्यसपछि मैले तिनीहरूलाई एकै ठाँउमा भेला पारे अनि तिनीहरूको आफ्नो देशमा फेरि लिएर आएँ।
- 29 म इस्त्राएलको घरानामाथि मेरो आत्मा खन्थ्याउनेछु अनि त्यसपछि, म फेरि आफ्ना मानिसहरूबाट टाढा जानेछैन।” परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो।

40

नयाँ मन्दिर

- 1 हामीहरूलाई देश निकाला गरिएको पच्चीसौं वर्षको आरम्भमा, दशौं महीनाको दशौं दिनमा, परमप्रभुको शक्ति मकहाँ आयो। यो यरशलेम पक्राऊ परे पछिको चौधौं वर्षको दिन थियो। एक दर्शनमा परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो।
- 2 दर्शनमा परमेश्वरले मलाई इस्त्राएल लिएर जानु भयो। उहाँले मलाई एउटा अति अल्लो पर्वतको छेउमा झार्नु भयो। पर्वतमा एउटा भवन थियो, जुन शहरको समान देखिन्थ्यो।
- 3 परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो। त्यहाँ एउटा मानिस थियो जो चम्काएको काँस जस्तै चम्किरहेको देखिन्थ्यो। त्यस मानिसले एउटा लुगा नाने फिता अनि एउटा नाने टाँगे आफ्नो हातमा लिएको थियो, त्यो मूल-ढोकाका उभिएको थियो।
- 4 त्यस मानिसले मलाई भन्नुभयो! “हे मानिसको छोरो, आफ्नो आँखा अनि कानको उपयोग गर। यी चीजहरूप्रति ध्यान देऊ अनि मेरो बनाई सुन। जुन म तिमीलाई देखाउँछु, त्यसमा ध्यान देऊ। किन? किनकि तिमीलाई यहाँ ल्याएको हो, यसकारण म तिमीलाई यी चीजहरू देखाउँनु सक्छु। तिमीले इस्त्राएलको परिवारलाई त्यो सबै बताउँनु जुन तिमीले यहाँ देख्दैछौ।”
- 5 मैले एउटा पर्खाल देखेँ जसले मन्दिर चारैतिरबाट घेरेको थियो। त्यो मानिसको हातमा चीजहरू नाने एउटा टाँगे थियो। त्यो टाँगे छ हातको लामो थियो। प्रत्येक हात एक हात र चार औला लम्बाई थियो। यसकारण त्यस मानिसले पर्खालको चौडाई मोटो नाप्यो। त्यो एक हात चौडाईको थियो। त्यस मानिसले पर्खालको उचाई नाप्यो। यो एक टाँगे अल्लो थियो।
- 6 त्यसपछि त्यो मानिस पूर्वी द्वारपट्टि गयो। त्यो मानिस त्यसको खुडकिलोमाथि चढयो अनि मूल-ढोकाको संघार नाप्यो। त्यो एक टाँगे बराबर चौडाको थियो।
- 7 रक्षकको कोठा एक टाँगे लामो अनि एक टाँगे चौडाई थियो। कोठाको बीचको पर्खालको मोटाई पाँच हात थियो। मन्दिरतिर फर्काएको दलानको ढोकाको संघार एक टाँगे लामो थियो।
- 8 तब त्यस मानिसले मन्दिरसँगको मूल-ढोकाको प्रवेश कक्ष नाप्यो जुन यो एक टाँगे चौडाको थियो।
- 9 यो आठ हात लामो थियो। तब त्यस मानिसले मूल-ढोकाको दलान नाप्यो। त्यो आठ हात थियो। त्यस मानिसले मूल-ढोकाको द्वारको स्तम्भहरू नाप्यो। हेरक द्वार स्तम्भ दुई हात चौडाईको थियो। दलानको दैलो भित्रपट्टि थियो।
- 10 मूल-ढोकाको प्रत्येक भित्तामा तीन-तीनवटा सानो-सानो कोठाहरू थिए। उसले प्रत्येक कोठा नाप्यो। ती कोठाहरू र दुवैतिरका स्तम्भहरू एकै नापका थिए।
- 11 त्यस मानिसले मूल-ढोकाको दैलोको चौडाई नाप्यो। यो दश हात चौडा अनि तेह हात लामो थियो।
- 12 प्रत्येक कोठाको छेउमा एउटा पर्खाल थियो, कोठा वर्गाकार थियो अनि प्रत्येक भित्ताको चौडा छ हात थियो।
- 13 त्यस मानिसले मूल-ढोकाको एउटा कोठाको छानाबाट अर्को कोठाको छाना सम्म नाप्यो। त्यो एउटा ढोकाबाट अर्को ढोका सम्म पच्चीस हात लामो थियो।
- 14 त्यस मानिसले प्रवेश द्वार पनि नाप्यो। यो बीस हात चौडाको थियो। प्रवेश द्वारको चारैतिर चोक थियो।

15 प्रवेश द्वारको मूल-ढोका पुरै बाहिरपट्टि देखि मूल-ढोकाको भित्र सम्म नाप्दा पचास हात थियो।
 16 रक्षाको कोठाहरूको सबै भागमा भित्र अनि चोकका स-साना झ्यालहरूथिए। झ्यालहरूको चौडा भागहरू द्वार तिर पर्केको थियो। ढोकाको प्रत्येक द्वार स्तम्भम खजूका बोटहरू खोपिएका थिए।

बाहिरी चोक

17 तब त्यो मानिसले मलाई बाहिरी चोकमा ल्यायो। पक्का बाटोको छेउमा तीसवटा कोठाहरू थिए। मैले कोठाहरू अनि ढुङ्गा छापीएकोबाटो देखें।

18 पक्का बाटो ढोकाहरूको छेउबाट गएको थियो। पक्का बाटो त्यति नै फराकिलो ढोकाहरू जस्तै थियो। यो तल्लो पक्का बाटो थियो।
 19 त्यसपछि त्यो मानिसले तलको मूल-ढोकाको छेउको भित्रपट्टिबाट लिएर चोकको पर्खाल छेउको भित्रीपट्टि सम्म नाप्यो। त्यो एक सय हात पूर्व अनि उत्तरमा थियो।

20 तब त्यस मानिसले उत्तर द्वारको लम्बाई अनि चौडाई नाप्यो। त्यो बाहिर चोकको चारैतिरको भित्तामा थियो।
 21 यसको हरेक पट्टि तीन-तीन वटा कोठा थियो। यसको द्वार स्तम्भ अनि दलानको नाप एकै थियो, जुन पहिला मूल-ढोकाको थियो। मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौडा थियो।

22 यसको झ्यालहरू यसको दलान अनि यसको खजूको बोटहरूले सिँगारेका चित्रका नापहरू त्यही थियो जुन पूर्व पट्टिको मूल-ढोकामा थियो। मूल-ढोका सम्म सातवटा खुट्टिकेला थिए। मूल-ढोकाको दलान भित्र थियो।

23 भित्री चोकमा उत्तरको मूल-ढोका सम्म पुगे एउटा मूल-ढोका थियो। यो पूर्वको मूल-ढोका बराबर थियो। त्यस मानिसले एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एउटा मूल-ढोकादेखि अर्को मूल-ढोका सम्म सय हात थियो।

24 तब त्यो मानिसले मलाई दक्षिण पर्खालतिर लिएर गयो। मैले दक्षिणमा एउटा ढोका देखें। त्यस मानिसले छेवैको पर्खालहरू अनि दलान नाप्यो। त्यो नाप त्यति नै थियो जति अरु मूल-ढोकाहरूको थियो।

25 यसको चारैतिर अरु मूल-ढोकाहरूको जस्तै झ्यालहरू थिए। मूल द्वारको नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो।
 26 सातवटा खुट्टिकेलाले यो मूल-ढोका सम्म पुग्योउँथ्यो। यसको दलान भित्र थियो। हरेक पट्टि एक-एकवटा द्वारस्तम्भमा खजूको नक्शा थियो।

27 भित्र चोकमा दक्षिणपट्टि एउटा मूल-ढोका थियो। त्यस मानिसले दक्षिण पट्टिको एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एक सय हातको थियो।

भित्री चोक

28 त्यसपछि त्यो मानिसले मलाई दक्षिण मूल-ढोकाबाट भित्री चोकमा लिएर गयो। दक्षिणको मूल-ढोकाको नाप त्यति नै थियो जति अरु मूल-ढोकाहरूको थियो।

29 कोठाका छेउको पर्खालहरू अनि दलानको नाप बराबर थियो जति अरु मूल-ढोकाहरूको थियो। झ्यालहरू, मूल-ढोका अनि दलानको चारैपट्टि थियो। मूल-ढोकाकोहरू नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो।

30 त्यसको चारैतिर त्यहाँ एउटा प्रवेश कोठा थियो। दलानहरू पच्चीस हात लामो अनि पाँच हात चौडाको थियो।
 31 प्रवेश कोठा बाहिर पट्टिको आँगन तिर थिए। यसको द्वार-स्तम्भहरूमाथि खजूका बोटहरूका चित्र खोपिएको थियो। त्यहाँ जानलाई आठवटा खुट्टिकेला थिए।

32 त्यो मानिसले मलाई पूर्व पट्टिबाट भित्री चोकमा ल्यायो। उसले मूल-ढोका नाप्यो। त्यस मूल-ढोकाको नाप त्यही थियो। जुन अरु मूल-ढोकाको थियो।

33 पूर्वी द्वारको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलानको नाप त्यही थियो जुन अरु मूल-ढोकाको थियो मूल-ढोका अनि दलानको चारैतिर झ्यालहरू थिए। पूर्वी मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौडा थियो।

34 त्यसको प्रवेश कोठा बाहिरको आँगनतिर थिए। प्रत्येक स्तम्भमा खजूको बोटको चित्रहरू खोपिएको थिए। यसको सिँदीमा आठवटा खुट्टिकेला थिए।

35 त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारमा ल्यायो। उसले त्यो नाप्यो। त्यसको नाप त्यही थियो जुन अरु मूल-ढोकाहरूको थियो अर्थात्,
 36 यसको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलान त्यस्तै थिए। मूल-ढोकाको चारैतिर झ्यालहरू थिए। यो पचास हात लामो अनि पच्चीस हात चौडाको थियो।

37 बाहिरको आगनतिर दलान थियो। प्रत्येक भित्तामाथि खजूको बोटको चित्रहरू थिए अनि यसको सिँदीमा आठवटा खुट्टिकेला थिए।

बलिदान तयार गर्ने कोठाहरू

38 एउटा कोठा थियो जसको ढोका मूल-ढोकाको प्रवेश कक्षको छेउमा थियो। यो त्यहाँ थियो जहाँ पूजाहारीले होमबलिको निम्ति पशुहरूलाई नुहाई दिन्थे।

39 मूल-ढोकाको प्रवेश द्वारको द्वै पट्टि दुइ-दुइवटा टेबल थियो। पापका निम्ति होमबलि, दोषबलि अनि पापबलि अपराधका निम्ति भेटिको पशुहरू त्यही टेबलमाथि मारिन्थ्यो।

40 दलानको बाहिर जहाँ उत्तरी मूल-ढोका खोलिन्छ, त्यहाँ दुइवटा टेबल थियो अनि मूल-ढोकाको प्रवेश कक्षको अर्को तिर दुइवटा टेबल थियो।

41 मूल-ढोकाभित्र चारवटा टेबल थियो। चारवटा टेबल मूल-ढोकाको बाहिर थियो। सबै मिलाएर आठवटा टेबल थियो। पूजाहारीले यी टेबलहरूमा बलिका निम्ति पशुहरू मार्ये।

42 होमबलिका निम्ति काटिएको ढुङ्गाको चारबाट टेबल थिए। यी टेबलहरू डेढ हात लामो, डेढ हात चौडा अनि एक हात अल्गो थियो। पूजाहारीले होमबलि अनि बलिदानका निम्ति जुन पशुहरू मार्ये, उसले मार्ने हतियारहरू त्यो टेबलमा राख्ये।

43 चार औला चौडा भएको बीट पुरै टेबलमा लगाएको थियो। भेटीका निम्ति मासु टेबलमाथि राखिन्थ्यो।

पूजाहारीहरूको कोठाहरू

44 भित्री चोकको मूल-ढोकाको बाहिर दुइवटा कोठाहरू थिए। एउटा उत्तरी मूल-ढोकासँग थियो। यसको दलान दक्षिणपट्टि थियो। अर्को कोठा दक्षिण मूल-ढोका पट्टि थियो। यसको दलान उत्तरपट्टि थियो।

45 त्यस मानिसले मलाई भन्यो, “त्यो कोठा, जसको दलान दक्षिणपट्टि छ, यो त्यहाँ काम गरिरहेका अनि मन्दिरको सेवा गरिरहेका पूजाहारीहरूको लागि हो।

46 तर त्यो कोठा जसको दलान उतरपट्टि छ, त्यो त्यहाँ काम गरिरहेका पूजाहारीहरूका निमित्त हो जो आफ्नो काममा छन् अनि वेदीको सेवा गर्नेहरूका निमित्त हो। यी सबै पूजाहारीहरू सादोकका सन्तानहरू हुन्। सादोकको वंशज नै लेवी कुलका एक मात्र मानिस हो, जो परमप्रभुको सेवा आफैसित बलि ल्याएर गर्न सक्छ।”

47 त्यस मानिसले भित्रि चोक नाप्यो। चोक पूर्ण वर्गाकारको थियो। त्यो एक सय हात लामो अनि एक सय हात चौडाको थियो। वेदी मन्दिरको छेउमा थियो।

मन्दिरको दलान

48 त्यो मानिसले मलाई मन्दिरको दलानमा लिएर गयो अनि त्यसको हरेक द्वार-स्तम्भ नाप्यो। यहाँ प्रत्येक पट्टि पाँच हात थियो। मूल-ढोका चौध हात चौडाईको थियो। मूल-ढोका छेउको पर्खाल तीन हात प्रत्येक पट्टि थियो।

49 दलान बीस हात लामो अनि बाह्र हात चौडाको थियो। दलान सम्म दश खुडकिलाहरू थिए। द्वार-स्तम्भको सहायताको लागि दुवैतिर स्तम्भ थियो।

41

मन्दिरको पवित्र स्थान

1 त्यो मानिसले मलाई मन्दिरको बाहिरी पवित्र स्थानमा ल्यायो। उसले यसको प्रत्येक स्तम्भ नाप्यो। त्यो सबैतिर छ हात मोटो थियो।

2 प्रवेश-द्वारको दश हात चौडा थियो। त्यसको बाहिरी छेउ चारैतिर पाँच हात थियो। त्यस मानिसले बाहिरी पवित्र स्थान नाप्यो। यो चालिस हात लामो अनि बीस हात चौडा थियो।

मन्दिरको महापवित्र स्थान

3 तब त्यो मानिस भित्र गयो अनि प्रत्येक द्वार-स्तम्भ नाप्यो। प्रत्येक द्वार-स्तम्भ दुइ हात बाक्लो थियो। प्रवेशद्वारको छ हात चौडा थियो। प्रवेशद्वारको प्रत्येक पट्टिको पर्खाल सात हात फराकिलो थियो।

4 त्यसपछि त्यो मानिसले कोठाको लम्बाई नाप्यो। त्यो बीस हात लामो अनि बीस हात चौडा थियो। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ महापवित्र स्थान हो।”

मन्दिरका चारैतिर अरू कोठाहरू

5 त्यसपछि त्यो मानिसले मन्दिरको पर्खाल नाप्यो। यो छ हात बाक्लो थियो। छेउको कोठा चार हात चौडा मन्दिरको चारै तिर थियो।

6 छेउको कोठामा तीनवटा विभिन्न तला थियो। त्यो एक अर्कोमाथि थियो। हरेक तलाहरूमा तीस कोठा थियो। छेउको कोठा चारैतिरको पर्खालमा अडिएको थियो। यसकारण मन्दिरको पर्खाल स्वयं कोठाहरूमा अडाएको थिएन।

7 मन्दिरको चारैतिरको जोडिएको कोठाहरू, तल्लो तला भन्दा ज्यादा फराकिलो थियो। यस्तो हुनुको कारण तल्लो तलाको भन्दा मन्दिरको अन्य प्रत्येक तला सानो थियो। त्यसैले अधिल्लो कोठाहरूको सतह तल्लो कोठाहरूको भन्दा फराकिलो थियो। सब भन्दा तल्लो तलामा जाने सिँडी बीचको तलाबाट गएको थियो।

8 भैले यो पनि देखे कि मन्दिरको चारैतिर जगहरू बसालिएका थिए। छेउको कोठाहरूको जग पुरा एक टाँगो अर्थात् छ हात लामो थियो।

9 छेउको कोठाको बाहिरी पर्खाल पाँच हात बाक्लो थियो। त्यहाँ मन्दिरको छेउको कोठाहरूको बीचमा एउटा खुल्ला क्षेत्र थियो।

10 अनि पूजाहारीको कोठाहरूको बीच खुला क्षेत्र बीस हात मन्दिरको चारै तिर थियो।

11 छेउको कोठाहरूको दैलो आधार उठाएको आधारमा खोलिन्थ्यो एउटा दैलो उत्तर पट्टि फर्केको थियो अनि अर्को दक्षिणपट्टि फर्केको थियो। उठाएका आधारमाथि सबै छेउहरू पाँच हात चौडा थियो।

12 पश्चिम पट्टिको भवनको चोकको छेउको मन्दिरको चौडा सतरी हात थियो। भवनको भित्ताको चारैतिर पाँच हात बाक्लो थियो। त्यसको लम्बाइचाहिँ नब्बे हात थियो।

13 त्यसपछि त्यो मानिसले मन्दिर नाप्यो। मन्दिर एक सय हात लामो थियो। भवन अनि यसको भित्तासँगको चोक पनि एक सय हात लामो थियो।

14 मन्दिरको पूर्व अनि चोकहरूको चौडा सय हात थियो।

15 त्यस मानिसले त्यो भवनको लम्बाई नाप्यो जसको चोक मन्दिरको पछि फर्केको थियो तथा जसको भित्ताहरू दुवैपट्टि थियो। यो एक सय हात लामो थिए।

महापवित्र स्थानको भित्री कोठा अनि चोकको दलानको कोठा काठले ढाकिएको थियो।

16 सबै इयालहरू अनि ठोकाहरू वरिपरि काठले मोहोरिएको थियो। ढोकाबाट मन्दिरको काठको फल्याक भुइँदेखि इयालहरू सम्म थियो। भित्ताको भाग देखि

17 ढोकामाथि सम्म थिए।

भित्री कोठादेखि बाहिरसम्म काठमा चौखट लगाएको थियो। मन्दिरकोबाटोको भित्री कोठा तथा बाहिरी कोठामा करूब स्वर्गदूत र खजुरको चित्र खोपिएको थियो।

18 दूईटा करूब स्वर्गदूतको बीचमा एउटा खजुरको बोट थियो। प्रत्येक करूब स्वर्गदूतको दुइवटा चेहेरा थिए।

19 दुइवटा मध्ये एउटा खजुरको बोट तिर हेरिरहेको अनुहार मानिसहरूको जस्तो थियो। अर्को चाँहिँ खजुरको बोटलाई हेरिरहेको अनुहार सिंहको जस्तो थियो। मन्दिरको चारैतिर सबै यस्तै खोपिएको थियो।

20 बीचको कोठाको पवित्र स्थानको सबै भित्तामा करूब स्वर्गदूतहरू तथा खजुरको बोटको चित्र खोपिएको थियो।

21 पवित्र स्थानको द्वार-स्तम्भ वर्गाकार थियो। महापवित्र स्थानको अघाडी पट्टि केही चीज थियो।

22 त्यो वेदी जतौ काठले बनाएको थियो। यो तीन हात अल्लगो अनि दुइ हात लामो थियो। यसको कुनाहरू, त्यसका आधार अनि पाटहरू काठको थिए। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ परमप्रभुको सामुने राखिएको टेबल हो।”

23 बाहिर पवित्र स्थान अनि महापवित्र स्थानको दुइपाटे द्वार थियो।

24 एउटा द्वार दुइवटा सानो सानो ढोकाले बनिएको थियो। प्रत्येक द्वार साँच्चै हल्लिएको द्वार जस्तै थियो।

25 बाहिरी पवित्र स्थानका ढोकामा करूब स्वर्गदूतहरू अनि खजुरको बोटको चित्र खोपेको थियो। त्यो त्यस्तै थियो जस्तो भित्तामा खोपिएको थियो। बाहिरको दलानको बाहिरी भागमा कोठाको चित्र थियो।

26 अनि दलानको दुवैपट्टि इयालहरूको भित्तामा दलानको माथिल्लो छतमा तथा मन्दिरको चारैतिरको कोठामा खजुरको बोटको चित्र थियो।

42

पूजाहारीहरूको कोठा

1 तब त्यो मानिसले मलाई बाहिरी चोकमा लिएर गयो जो उत्तरतिर फर्केको थियो। उसले ती कोठाहरूमा लिएर गयो जुन भवनको चोकको पारिपट्टि थियो।

2 भवनको 100 हात लामो अनि 50 हात चौडा थियो। मानिसहरू यसको उत्तर पट्टिको आंगनबाट प्रवेश गर्थे।

3 भवन तीन तला अग्लो अनि बण्डाहरू थिए। भवन अनि मन्दिरको बीचमा भित्री आँगन 20 हात लामो थियो। अर्कापट्टि कोठा बाहिर चोकको ढुङ्गा ओछ्याएको पिडीतिर फर्केका थियो।

4 त्यस कोठाको अर्को तिर एउटा लामो भित्री बाटो थियो। त्यो भित्र पुग्थ्यो। यो दश हात चौडा, एक सय हात लामो थियो। यो भवनको उत्तर पट्टि थियो।

5-6 माथिको कोठा अत्यन्तै साँघुरो थियो किनकि बण्डाले बीच अनि तल्लो तलाको भन्दा बेशीठोउ ओगटेको थियो। कोठा तीन तलामाथि थियो। बाहिरी चोकको जस्तै त्यसको स्तम्भ थिएन। यसकारण माथिल्लो कोठा बीचको कोठा अनि तल्लो तलाको कोठाहरू भन्दा ज्यादा पछाडी थियो।

7 त्यहाँ बाहिर एउटा भिन्ता थियो। त्यो कोठाहरूको सामान्तरमा थियो। यो बाहिरी चोक सम्म जान्थ्यो। यो कोठाहरूको छेउ-छेउमा थियो। यो पचास हात बढेको थियो।

8 बाहिरी चोकपट्टि फर्केको कोठाहरू पचास हात लामो अनि मन्दिर तिर फर्केका कोठाहरू एक सय हात लामो थिए।

9 यो कोठाहरूको बीचमा प्रवेशद्वार थियो। जुन बाहिरी चोकबाट पूर्व सम्म जान्थ्यो।

10 बाहिरी भिन्ताको आरम्भमा दक्षिणपट्टि भवनको चोकको छेउ अनि भवनको भिन्ताको बाहिर कोठाहरू थिए।

11 यी कोठाहरूको छेउमा एउटा टूलो द्वार थियो। त्यो उत्तर कोठाहरूको छेउमा थियो। दक्षिणको द्वारको लामाई चौडाइमा त्यति नै नापको थियो जति उत्तरको थियो। दक्षिणको नाप द्वार, रूपाकृति अनि प्रवेश द्वारको दृष्टिबाट उत्तरका द्वारहरूको बराबर थियो।

12 दक्षिणी कोठाहरूको तल एउटा द्वार थियो यो लामो भित्रीबाटो सम्म पुग्थ्यो। दक्षिणको कोठाको पारी एउटा छुट्याउने पर्खाल थियो।

13 त्यस मानिसले मलाई भन्यो, “चोकको पारिपट्टि दक्षिणको कोठाहरू अनि उत्तरको कोठाहरू पवित्र कोठाहरू हुन। ती पूजाहारीहरूले यी कोठाहरूमा अति पवित्र भोजन खाए। तिनीहरूले महापवित्र भेटी त्यहाँ खाए। किनकि यो स्थान पवित्र हो। महापवित्र भेटीहरू यी हुन अन्नबलि, पापबलि र दोषबलि।

14 पूजाहारी पवित्र स्थानमा प्रवेश गर्छन। तर बाहिर चोकमा जानु भन्दा पहिला ऊ आफ्नो वस्त्र पवित्र स्थानमा राख्छ। किन? किनकि यो वस्त्र पवित्र छ। यदि पूजाहारीले चाह्यो भने उ त्यो मन्दिरको त्यस ठाँउमा जान सक्छ जहाँ अरुहरू बस्छन्। त्यसैले तिनीहरू त्यो कोठामा जानु पर्छ अनि अरू लुगा लगाउनुपर्छ।”

आँगनको बाहिरी भाग

15 त्यो मानिसले जब मन्दिर भित्रको क्षेत्रको नाप लिई सकेको थियो, त्यति बेला त्यो मूल-ढोकाबाट मलाई बाहिर ल्यायो जुन पूर्वपट्टि थियो। उसले बाहिर चौरतिर नाप्यो।

16 त्यस मानिसले टाँगोले पूर्वपट्टि नाप्यो। यो पाँच सय हात लामो थियो।

17 त्यसले उत्तरपट्टि नाप्यो। त्यो पाँच सय हात लामो थियो।

18 उसले दक्षिणपट्टि नाप्यो। त्यो पाँच सय हात लामो थियो।

19 त्यो पश्चिम पट्टि गयो अनि त्यहाँ नाप्यो। त्यो पाँच सय हात लामो थियो।

20 उसले मन्दिरको चौर पट्टि नाप्यो। त्यो भिन्ता चौरतिर गएको थियो। भिन्ता पाँच सय हात लामो अनि पाँच सय हात चौडाको थियो। यसले पवित्र क्षेत्रलाई अपवित्र क्षेत्रबाट अलग राखेको थियो।

43

परमप्रभु उहाँका मानिसहरूको बीचमा बसु हुन्छ

1 त्यो मानिसले मलाई मूल-ढोका सम्म लिएर गयो जुन मूल-ढोका सम्म पूर्व पट्टि खुल्ला थियो।

2 त्यहाँ पूर्वबाट परमप्रभु इस्त्राएलको परमेश्वरको महिमा तल आयो। परमेश्वरको आवाज समुद्रको गर्जन बराबर उच्च थियो। परमेश्वरको महिमाबाट भूमि उज्ज्वल भयो।

3 दर्शन त्यस्तै थियो जब उहाँ शहर ध्वंश पार्न आउँदा मैले देखेको थिएँ। दर्शन त्यही थियो जुन मैले कवार नदीको किनारमा देखेको थिएँ। मैले मेरो शिर भुँइतिर निहराएर लम्पसार भएँ।

4 परमप्रभुको महिमा मन्दिरमा मूल-ढोकाबाट आयो जुन पूर्वमा खोलिएको थियो।

5 त्यसपछि आत्माले मलाईमाथि उठायो अनि भित्री चोकमा लिएर गयो। परमप्रभुको महिमाले मन्दिर भरियो।

6 मैले मन्दिरभित्र कोही बोल्दै गरेको सुनें। मानिस मेरो छेउमा उभिरहेको थियो।

7 मन्दिरमा एउटा आवाजले मलाई भन्यो, “हे मानिसको छोरो! यो ठाउँ मेरो सिंहासनको ठाउँ मेरो पैतालालाको लागि हो, म यस ठाँउमा इस्त्राएलका मानिसहरूसित सदा-सर्वदा रहनेछु। इस्त्राएलका सन्तानले मेरो नाम फेरि नष्ट गर्ने छैनन्। राजाहरू अनि तिनीहरूका मानिसहरूले व्यभिचार पापहरू गरेर अथवा तिनीहरूको राजाहरूको मृत शरीरहरू यस ठाउँमा गाडेर मेरो नामलाई बदनाम गर्नेछैन।

8 तिनीहरूले मेरो नाम आफ्नो सँघार मेरो सँघारसित बनाएर तथा आफ्नो द्वार-स्तम्भ मेरो द्वार-स्तम्भसँग बनाएर लज्जित पार्नेछैनन्। बितेका दिनहरूमा एउटा भिन्ताले माज मलाई तिनीहरूबाट अलग गरेको थियो। यसकारण तिनीहरूले जति-जति बेला पाप अनि ती डरलाग्दा कामहरू गरे त्यस बेला मेरो नाम बदनाम गरे। यसकारण म क्रोधित भएँ अनि तिनीहरूलाई नष्ट गरे।

9 अब तिनीहरूलाई व्यभिचार पापहरू टाढो हटाउन देऊ अनि आफ्नो राजाहरूको लाश मबाट टाढा लानु देऊ। तब म तिनीहरू बीच सदैव रहन्छु।

10 “अब हे मानिसको छोरो! इस्त्राएलका परिवारलाई यस मन्दिरको विषयमा भन। तब तिनीहरू आफ्नो पापहरू प्रति लज्जित हुनेछन्। तिनीहरूले मन्दिरको योजनाको बारेमा सिकनेछन्।

11 यदि तिनीहरूले गरेको नराप्ति कर्महरूमा लज्जित हुन्छन् भने मन्दिरको ढाँचा विषयमा बुझाइदु। त्यो कसरी निर्माण गरिन्छ यसको प्रवेशद्वारहरू कस्तो हुनेछ, निस्कने द्वारहरू अनि सबै आकृतिहरू जो त्यसमा हुनेछन् ती सबै तिनीहरूले सिकुन। तिनीहरूलाई यसको सबै नामहरू अनि विधिहरूको विषयमा सिकाऊ अनि तिनीहरू लेखिदेऊ जसबाट ती सबै तिनीहरूले देख्न सक्नुन। त्यसपछि तिनीहरू मन्दिरको सबै नमुनाहरू अनि सबै विधिहरू पालन गर्नेछन्। तब तिनीहरूले ती सबै गर्न सक्छन्।

12 मन्दिरको नियम यस्तो छ पर्वतको टाकुराका सारा क्षेत्र अति पवित्र हुनेछ। यो मन्दिरको नियम हो।

वेदी

13 वेदीको नाप हात भन्दा लामो नाप प्रयोग गरेर यस प्रकारको छ वेदीको आधार वरिपरि त्यहाँ मैला नाली थियो त्यो चारै तिर एक हात गहिरो अनि एक हात चौडा थियो। यसको टाउकोमा चारैतिर एक बिता अल्गो बीट थियो। यही प्रकारले वेदीको उचाईमा, यस्तो थियो।

14 तल्लो किनार सम्म जगको नाप दुइ हात थियो। यो एक हात चौडा थियो। सानो किनारबाट ठूलो किनार सम्म यसको नाप चार हात थियो। यो एक हात चौडा थियो।

15 वेदीमा आगोको स्थान चार हात अग्लो थियो। वेदीको चारै किनार सीङको आकारको थियो।

16 वेदीमा आगोको स्थान बाह्र हात लामो अनि बाह्र हात चौडाको थियो। यो पूरे वर्गाकार थियो।

17 किनार पनि वर्गाकार थियो, चौध हात लामो अनि चौध हात चौडा। यसको किनार चारैपट्टि आधा हात गहिरो थियो। वेदी सम्म जाने खुड्किला पूर्व दिशामा थियो।”

18 त्यसपछि त्यो मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘वेदीका निम्ति यी नियमहरू छन। जुन दिन होमबलि दिइन्छ यसमाथि रगत छर्किनु पर्नेछ।

19 त्यस दिन तिमी सादोकको परिवारको मानिसहरूलाई एउटा नयाँ बाछा पापबलिको रूपमा दिनेछु। यो मानिस लेवी कुल समूहको हो। तिनीहरू पूजाहारी हुनेछन। तिनीहरूले भेटी मानिसहरूकहाँ ल्याउछन अनि यस्तो प्रकारले मेरो सेवा गर्छन।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

20 “तिमीले बाछाको अलिकति रगत लिनु अनि वेदीको चारै सीङहरूमा, किनारको चारै कुनामा अनि पट्टीको चारैतिर लगाऊ। यस्तो प्रकारले तिमीले वेदीलाई पवित्र पाछौं।

21 तिमीले बाछालाई पापबलिको रूपमा लिनेछौ। गोरू पवित्र क्षेत्र बाहिर, मन्दिरको विशेष स्थानमा पालिनेछ।

22 “अर्को दिन तिमीहरूले एउटा निष्खोट बोको बलिदान दिनेछौ। यो पापबलि हुनेछ। पूजाहारीले वेदीलाई त्यस्तै प्रकारले शुद्ध पार्नेछ जस्तो प्रकारले उसले बाछालाई शुद्ध पार्ने।

23 जब तिमीहरूले वेदीलाई शुद्ध पारी सकेको हुन्छौ तब तिमीहरूले एउटा निष्खोट बाछा अनि एउटा निष्खोट भेडाको पाठो बलिदान चढाउनु आवश्यकता पर्छ।

24 त्यसपछि पूजाहारीले त्यसमा रगत छर्किनेछ। त्यसपछि पूजाहारीले बाछा अनि थुमा परमप्रभुलाई होमबलिको रूपमा बलि चढाउनेछ।

25 तब एउटा बोका प्रति दिन सात दिन सम्म पापबलिका निम्ति तयार पार। तिमीले एउटा नयाँ बहर अनि एउटा भेडा तयार पार्नेछौ। बहर र बाछी निष्खोट हुनुपर्छ।

26 पूजाहारीहरूले वेदीको प्रायश्चित्त सात दिन सम्म गरेर यसलाई शुद्ध पार्ने सेवाकोलागि तयार राख्नु पर्छ।

27 यसको सँग-सँगै सात दिन वेदी तयार पार्ने अनि यसलाई परमेश्वरलाई समर्पित गर्ने, पुरा हुन्छ। आठौँ दिन अनि यसको अघाडी पूजाहारीले तिमीहरूका होमबलि अनि मेलबलि वेदीमा चढाउन सक्छ। त्यसपछि म स्वीकार गर्छु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

44

बाहिरी मूल-ढोका

1 त्यसपछि त्यस मानिसले मलाई फेरि पवित्र स्थानको बाहिरी मूल-ढोका जहाँ दलानको मुख पूर्वपट्टि थियो लिएर गयो। हामी मूल-ढोका-बाहिर थियौ अनि बाहिरी मूल-ढोका बन्द थियो।

2 परमप्रभुले मलाई भन्नुभयो, “यो मूल-ढोका बन्द हुन्छ। यो खोलिने छैन। कोही पनि यसबाट प्रवेश गर्न सक्ने छैन। किन? किनकि इस्राएलको परमप्रभु यसबाट प्रवेश गरिसक्नु भएकोछ। यसकारण यो बन्द हुनुपर्छ।

3 मानिसहरूको शासक परमप्रभुसित भोजन गर्नेछन यो द्वारमा बसेछन। तिनी मूल-ढोकामा दलानको द्वारबाट प्रवेश गर्छन अनि त्यही बाटोबाट बाहिर जान्छन।”

मन्दिरको पवित्रता

4 त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारबाट मन्दिरको छेउमा ल्यायो। मैले परमप्रभुको महिमाले परमप्रभुको मन्दिर भर्दिँ गरेको देखें। मैले आफ्नो शिर पृथ्वीमा राख्दै प्रणाम गरे।

5 परमप्रभुले मलाई भन्नुभयो, “हे मानिसको छोरो, धेरै सावधानीसित हेर। तिमी आँखा अनि कानको प्रयोग गर। यी चीजहरू तिर हेर। म तिमीलाई मन्दिरको विषयमा सबै नियम र विधिहरू बताउँछु। सावधानी पूर्वक मन्दिरको प्रवेशद्वार अनि पवित्र स्थानबाट सबै निस्कनेद्वारहरू हेर।

6 तब बागी इस्राएलका घरानालाई यो खबर देऊ उनीहरूलाई भन, परमप्रभु मेरो मालिक भन्नुहुन्छ, ‘हे इस्राएलको घराना हो, मैले तिमीहरूले गरेका भयंकर कुराहरू आवश्यकता भन्दा ज्यादा सहें।

7 तिमीहरूले विदेशीहरूलाई मेरो मन्दिरमा ल्यायो, तिनीहरूको साँच्चै खतना भएको थिएन। तिनीहरू पूर्णरूपले मप्रति समर्पित थिएनन। यस्तो प्रकारले तिनीहरूले मलाई अपवित्र पारेका थिए। तिमीले आफ्नो करार भङ्ग गर्थौ, भयंकर पाप काम गर्थौ अनि त्यसपछि तिमीले मलाई रोटीको भेटी, बोसो अनि रगत चढायौ। यसरी मेरो मन्दिरलाई अशुद्ध पार्थौ।

8 तिमीले मेरा पवित्र चीजहरूको हेरचाह गरेनौ। अहं, तिमीहरूले विदेशीहरूलाई मेरो पवित्र स्थानको उत्तरदायी बनायौ।”

9 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “एउटा विदेशी जसको खतना भएको छैन, मेरो मन्दिरमा आउनु हुँदैन। ती विदेशीहरू पनि जो इस्राएलको परिवारहरू बीच स्थायी रूपले बसेका छन् तिनीहरूको पनि खतना अवश्य हुनुपर्छ अनि म प्रति पूर्ण समर्पित हुनुपर्छ, त्यस पश्चात ऊ मेरो मन्दिरमा आउनु पनि सक्छ।

10 अतीमा लेवीहरूले मलाई त्यस बेला छोडिदिए जतिबेला इस्राएलीहरू मेरो विरुद्धमा गएका थिए। इस्राएलले मलाई आफ्नो मूर्तिहरू अनुसरण गर्नको लागि छोडिदियो। लेवीहरू आफ्नो पापको निम्ति दण्डित हुनेछन।

11 लेवीहरू मेरो पवित्र स्थानको सेवा गर्नका निम्ति छानिएका थिए। तिनीहरूले मन्दिरको मूल-ढोकाको चौकीदारी गरे। तिनीहरूले मन्दिरको सेवा गरे। तिनीहरूले बलिहरू तथा होमबलिहरूको पशुहरू मानिसहरूका निम्ति मारे। तिनीहरू मानिसहरूको सहायता गर्न अनि तिनीहरूको सेवाका निम्ति छानिएका थिए।

12 तर लेवीहरू मेरो विरुद्ध पाप गर्न मानिसहरूलाई सहायता गरे। तिनीहरूले मानिसहरूलाई आफ्नो मूर्तिहरू पूजा गर्न लगाए। यसकारण म तिनीहरू विरुद्ध प्रतिज्ञा गर्दैछु, ‘तिनीहरू आफ्नो पापका निम्ति दण्डदायी हुनेछन।’” परमप्रभु मेरा मालिकले यो कुराहरू गर्नुभयो।

13 “यसकारण लेवीहरूले बलिहरू मकहाँ पूजाहारीहरूले जस्तो ल्याउदैनन। तिनीहरू मेरो कुनै पवित्र चीजसँग अथवा महापवित्र वस्तुको छेउमा जाँदैनन। तिनीहरूले तिनीहरूको लाज बोक्नु पर्छ किनभने तिनीहरूले डरलाग्दा कामहरू गरेकाछन।

14 तर म तिनीहरूलाई मन्दिर हेरचाह गर्ने काम दिनेछु। तिनीहरूले मन्दिरको काम गर्नेछन अनि ती सबै काम गर्नेछन जुन यहाँ गरिन्छ।

15 “सबै पूजाहारीहरू लेवी कुल समूहका हुन्। तर जब इस्राएलका मानिसहरू मेरो विरुद्धमा फर्के त्यतिबेला केवल सादोक परिवारका पूजाहारीहरूले मात्र मेरो पवित्र ठाँउको हेरचाह गरे। यसकारण सादोकको परिवारले मलाई भेटी ल्याउने छ। तिनीहरू मेरो अघाडी उभिनेछन् अनि आफ्नो बलि चढाएको पशुहरूको बोसो अनि रगत मलाई भेटी चढाउनेछन्।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

16 “तिनीहरू मेरो पवित्रस्थानमा प्रवेश गर्नेछन्। तिनीहरू मेरो टेबलको छेउमा मेरो सेवा गर्न आउनेछन्। तिनीहरूले ती चीजहरूको हेरचाह गर्नेछन् जुन मैले तिनीहरूलाई दिएँ।

17 जब तिनीहरू भित्री चोकको मूल-ढोकामा प्रवेश गर्नेछन् त्यतिबेला तिनीहरूले बहुमूल्य लुगा लगाउनेछन्। जब तिनीहरू चोकको मूल-ढोकाभित्र मन्दिरको सेवा गर्छन्, त्यस बेला तिनीहरूले ऊनीको लुगा लगाउँछन्।

18 तिनीहरूले टाउकोमा सूतीको फेटा लगाउनेछन् अनि कम्मरमा सूतीको भित्री लुगा लाउनुपर्छ। तिनीहरूले त्यस्तो लुगा लगाउँदैनन् जसबाट पसिना आउँछ।

19 तिनीहरूले मेरो सेवा गर्दा लगाएको लुगा बाहिरी चोकमा मानिसहरूको छेउमा जानु भन्दा पहिला खोल्छन्। त्यसपछि तिनीहरूले त्यो लुगा पवित्र कोठाहरूमा राख्छन्। तब तिनीहरूले अर्को लुगा लगाउँछन्। यस्तो प्रकारले तिनीहरूले मानिसहरूलाई त्यो पवित्र लुगा छुन दिँदैनन्।

20 “ती पूजाहारीहरूले आफ्नो शिरको केश खौराउने छैनन् तर तिनीहरूले केश लामो हुन दिनेछन्। पूजाहारीहरूले आफ्नो शिरको केश छोट्याउँनु मात्र सक्छन्।

21 कुनै पनि पूजाहारीले त्यस समय दाखरस पिउन सक्नेछैनन् जति बेला तिनीहरू भित्री चोकमा जान्छन्।

22 पूजाहारीहरूले विधवा अथवा त्यागेकी स्त्रीसँग विवाह गर्न हुँदैन। तिनीहरूले इस्राएलको वंशका कन्याहरूसँग विवाह गर्नु पर्छ, अथवा त्यस्तो विधुवासँग विवाह गर्न सक्छन् जसको पति पूजाहारी थियो।

23 “पूजाहारीहरूले मेरा मानिसहरूलाई पवित्र चीजहरू अनि अपवित्र चीजहरूको अन्तरको विषय शिक्षा दिनु पर्छ। तिनीहरूले मेरा मानिसहरूलाई जुन श्रद्धा अनि अश्रद्धा छन्, त्यसको जानकारी दिनुमा सहायता दिन्छन्।

24 पूजाहारीहरू न्यायलायमा न्यायधीश हुन्छन्। तिनीहरूले मानिसहरूसँग न्याय गर्दा मेरो नियमहरू अनुसरण गर्छन्। तिनीहरू मेरो विशेष व्यक्तिका समयमा मेरो नियम विधि-विधानहरू पालन गर्नेछन्। तिनीहरूले मेरो विशेष विश्रामको दिनको सम्मान गर्नेछन् अनि त्यसलाई पवित्र राख्नेछन्।

25 तिनीहरू मानिसहरूको लाशहरूको छेउमा जानु हुँदैन किनभने यसले तिनीहरूलाई अश्रद्ध बनाउँछ। तर ती त्यस बेला आफूलाई अपवित्र गर्न सक्छन् यदि मर्ने मानिस बाबू-आमा, छोरा-छोरी, दाजु-भाइ अथवा अविवाहित दिदी-बहिनी हुन्छन्।

26 श्रद्ध गरिए पछि पूजाहारीहरूले सात दिन सम्म प्रतीक्षा गर्नुपर्छ।

27 त्यसपछि यो पवित्र स्थानमा आउँन सक्छन्। तर जुन दिन त्यो भित्री चोकको पवित्र स्थानमा सेवा गर्नु जान्छन् उसले पापबलि आफ्नो निम्ति चढाउनु पर्छ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

28 “लेवीहरूको आफ्नो जमीनको विषयमा तिनीहरूको पैतृक सम्पत्ति म नै हूँ। इस्राएलमा लेवीका परिवारलाई कुनै पनि सम्पत्ति दिनुहुँदैन। म नै तिनीहरूको अधिकारी हुनेछु।

29 तिनीहरूले अन्नबलि, पापबलि र दोषबलि खानका निम्ति पाउनेछन्। जे जति इस्राएलका मानिसहरूले परमप्रभुलाई दिन्छन्, त्यो तिनीहरूको हुनेछ।

30 प्रत्येक तयारी फसलको प्रथम भाग पूजाहारीहरूका निम्ति हुनेछ। तिमीले आफ्नो मुखेको पिठोको प्रथम भाग पनि पूजाहारीहरूलाई दिनु। यसले तिमीहरूको घरानामा आशीर्वाद बर्षाउने छ।

31 पूजाहारीहरूले त्यो पंक्षी अथवा पशुहरूलाई खानु हुँदैन जसको स्वभाविक मृत्यु भएकोछ अथवा जङ्गली पशुहरूद्वारा टुक्रा-टुक्रा पारिएको हो।

45

पवित्र कामको उपयोगमा जमीन भागबन्दा

1 “जब तिमीहरू पैतृक सम्पत्तिको लागि जमीन भाग गर्छौं, त्यस समय जमीनको एक टुक्रा छुट्याउ त्थो परमप्रभुको पवित्र हिस्सा हुनेछ। त्यो जमीन 25,000 हात लामो, अनि 10,000 हात चौडाको होस्। त्यो जमीन पवित्र हुनेछ।

2 पाँच सय हात वर्गाकार क्षेत्र मन्दिरको निम्ति हुन्छ। मन्दिरको चारैतिर पचास हात चौडाको एउटा खुला क्षेत्र हुनेछ।

3 त्यस अति पवित्र-स्थानमा तिमीले 25,000 हात* लामो अनि 10,000 हात† चौडा नापनेछौ। मन्दिर यस क्षेत्रमा हुन्छ। मन्दिरको क्षेत्र महापवित्र स्थान हुनेछ।

4 “यो पवित्र भागको भूमि मन्दिरको सेवक पूजाहारीहरूको लागि हुन्छ जहाँ तिनीहरू परमेश्वरको सामुने सेवा गर्न आउँछन्। त्यो जमीन पूजाहारीहरूको घर अनि मन्दिरको लागि हुन्छ।

5 दोस्रो क्षेत्र 25,000 हात लामो अनि दश हात 10,000 चौडा ती लेवीहरूका निम्ति हुन्छ जो मन्दिरमा सेवा गर्छन्। यो जमीन पनि लेवीहरूको बस्ने शहरको निम्ति हुनेछ।

6 “तिमीले शहरलाई 5,000 हात चौडा अनि 25,000 हात लामो क्षेत्र दिनु। यो पवित्र क्षेत्रको सहारा हुन्छ। यो इस्राएलको फुरे परिवारको निम्ति हुन्छ।

7 पवित्र स्थानको दुवै छेउको एक हिस्सा अनि शहरको दुवैतिरबाट शासकले जमीन लिनेछ। यो पवित्र क्षेत्र अनि शहरको क्षेत्रको बीचमा हुन्छ। यो त्यही चौडाईको हुन्छ जुन चौडाई परिवार समूहको भूमिको हुन्छ। यो लगातार पश्चिम सीमानाबाट पूर्वी सीमाना सम्म जानेछ।

8 यो भूमि इस्राएलको शासकको सम्पत्ति हुन्छ। यस्तो प्रकारले शासकले मेरो मानिसहरूको भावी जीवन कष्टमय बनाउन आवश्यक पर्दैन। तर त्यो भूमि इस्राएलीहरूको निम्ति तिनीहरूको परिवार समूहलाई दिइन्छ।”

9 परमप्रभु मेरा मालिकले यसो भन्नुहुन्छ, “इस्राएलको शासकहरू धेरै भए। निर्दयी हुनु, मानिसहरूबाट समान चोर्ने छोड। राम्रो बन अनि असल काम गर। राम्रो मानिसहरूलाई घरदेखि बाहिर अनिच्छामा जान विवश नपार।” परमप्रभु मेरा मालिकले भन्नुभयो।

10 “मानिसहरूलाई ठगुनु बन्द गर। सही बाटो अनि नापहरूको प्रयोग गर।

11 एपा (सूखा चीजहरूको नाप) अनि बाथ (दुबको नाप) एकै समान हुनु पर्छ। एक बाथ अनि एपा दुवै होमरको दशांश भाग बराबर हुनुपर्छ। त्यो नाप होमरमा आधारित हुन्छ।

* 45:3: 25,000 हात करीब एघार किलोमीटर!

† 45:3: 10,000 हात करीब पाँच किलोमीटर!

12 एक शेकेल बीस गेराको बराबर हुनुपर्छ। एक मीना साठी शेकेलको बराबर हुनुपर्छ। यो बीस शेकेल जम्मा, पच्चीस शेकेल जम्मा पन्ध्र शेकेल बराबर हुनुपर्छ।

13 “यो विशेष भेटी हो, जुन तिमीहरूले दिनु पर्छ:

एकाको छैटौं भाग गहुँको हरेक होमर

छ बुशाल गहुँ लागि एकाको छैटौं भाग जौको हरेक होमर;

14 बाथको दशौं भाग भद्राक्षेको तेल हरेक कोर भद्राक्षेको तेलको लागि लेऊ।

याद राख एक होमर बराबर दश बाथ हुन्छ अनि एक कोर बराबर दश बाथ हुन्छ।

15 दुइसय भेडाहरूबाट एउटा भेडा इस्त्राएलको असल पानी लगाएको खकबाट ल्याऊ।

“यो भेडा अन्नबलि, होमबलि अनि मेलबलि मानिसहरूलाई प्रायश्चित गर्नको निम्ति प्रयोग गरिन्छ।” परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ।

16 “देशको हरेक मानिसले इस्त्राएलको शासकका निम्ति यो भेटी दिन्छ।

17 तर शासकले विशेष पवित्र दिनमा आवश्यक चीज दिनुपर्छ। शासकलाई होमबलि, अन्नबलि अनि अर्धबलिको व्यवस्था उत्सवको दिन औसीहरूको चाडहरू, शबाथहरूका निम्ति अनि इस्त्राएलको परिवारको सबै विशेष उत्सवका निम्ति गर्नुपर्छ। शासकले सबै पापबलि, अन्नबलि, होमबलि, मेलबलि त्यसले इस्त्राएलको परिवारलाई पवित्र पार्नको निम्ति उपयोग गरिन्छ।”

18 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “पहिलो महीनाको पहिलो दिनमा तिमीहरूले एउटा निष्खोट बहर लिनुपर्छ। तिमीले यो बहरको प्रयोग मन्दिरलाई शुद्ध पार्नको निम्ति गर्नु पर्छ।

19 पूजाहारीले पाप बलिबाट केही रगत लिन्छ, यसलाई मन्दिरको द्वार-स्तम्भ, वेदीको चारै कुनाको किनार अनि भित्री चोकको मूल-ढोकाको स्तम्भमा लगाउँछ।

20 तिमीले यही काम महीनाको सातौं दिनमा त्यो मानिसको निम्ति गर्नेछौ जसले अज्ञानमा अथवा नजानी पाप गरेकोछ। यस्तो प्रकार तिमीले मन्दिरको निम्ति प्रायश्चित गर्नेछौ।

निस्तार-चाडको उत्सवको समयमा भेटी

21 “पहिलो महीनाको चौधौं दिनमा तिमीहरूले निस्तार चाड अवश्यै मनाउनु पर्छ। आखिरी रीटीको उत्सव त्यस समयमा आरम्भ हुन्छ। त्यो उत्सव सात दिन सम्म लगातार चलिरहनेछ।

22 त्यस समय शासकले एउटा गोरु आफ्नोलागि तथा इस्त्राएलको मानिसहरूको निम्ति भेटी दिन्छ। गोरु पापबलिको निम्ति हुन्छ।

23 उत्सवको सात दिनको अवधिमा शासकले निष्खोट सातवटा गोरु, सातवटा भेडाबलि चढाउँछ। यो परमप्रभुको निम्ति होमबलि हुन्छ। शासकले उत्सवको सात दिन प्रत्येक दिन एउटा बोका भेटी पापबलिको निम्ति चढाउनु पर्छ।

24 शासकले प्रत्येक एउटा गोरूसँग अनि प्रत्येक एउटा भेडासित एक एपा अन्न भेटी चढाउनु पर्छ। शासकहरूले एक हीन[‡] तेल हर एपा अन्नको लागि दिनुपर्छ।

25 शासकले यही कार्य शुभ्रो-वासको चाड सात दिन सम्म गर्नुपर्छ। यो उत्सव सातौं महीनाको पन्ध्रौं दिनमा आरम्भ हुन्छ। यसमा पापबलि, होमबलि, अन्नबलिहरू अनि तेल बलि हुनेछ।”

46

शासक अनि उत्सवहरू

1 परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “भित्री चोकको पूर्वी मूल-ढोका कामको छ दिन सम्म बन्द हुन्छ। तर यो शबाथको दिन र औसीको दिन खोल्नेछ।

2 शासक मूल-ढोकाको प्रवेश कक्षबाट भित्र आउँछ अनि त्यस स्तम्भको छेउमा उभिनु पर्छ। तब पूजाहारीहरूले शासकको होमबलि अनि मेलबलि चढाउँछन्। शासकले मूल-ढोकाको सँघारमा आराधना गर्नुपर्छ। त्यसपछि ऊ बाहिर जानेछ। तर मूल-ढोका साँझ सम्म बन्द हुँदैन।

3 देशका मानिसहरू पनि परमप्रभुको सम्मुख जहाँ मूल-ढोका शबाथको दिन अनि औसीको दिन खोल्नेछ, त्यही आराधना गर्छन्।

4 “शासकले शबाथ दिन होमबलि चढाउनु पर्छ। उसले निष्खोट छवटा थुमा अनि निष्खोट एउटा भेडा दिनुपर्छ।

5 उसले एक एपा अन्नबलि भेडासँग दिनु पर्छ। शासकले त्यति नै अन्नबलि भेडासँग दिनसक्छ, जति उसले दिन चाहन्छ। उसले एक हीन भद्राक्षको तेल हरेक एपा अन्नसित दिनुपर्छ।

6 “औसीको दिन उसले जवान निष्खोट एउटा गोरु भेटीका निम्ति दिनुपर्छ। उसले निष्खोट छवटा थुमा अनि एउटा भेडा, जसमा कुनै खोट छैन भेटी दिन्छ।

7 शासकले गोरूसँग एक एपा अन्नबलि अनि साँढे भेडासँग उसले जति धेरै अन्नबलि दिन चाहन्छ दिन सक्छ शासकले प्रत्येक एपा अन्नको निम्ति एक हीन भद्राक्षको तेल दिनुपर्छ।

8 “शासक पूर्वी मूल-ढोकाको दलानबाट मन्दिरको क्षेत्रमा आउनुपर्छ अनि उसले जति धेरै अन्नबलि दिनु चाहन्छ ऊ त्यही बाटो जानुपर्छ।

9 “जब साधारण मानिसहरू परमप्रभुको अधि विशेष उत्सवमा आउँछन्, त्यस बेला जुन मानिस पूजा गर्न उत्तर मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ दक्षिण मूल-ढोकाबाट जान्छ। जुन मानिस दक्षिण मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ उत्तर मूल-ढोकाबाट जान्छ। कोही पनि त्यही बाटोबाट फर्कदैन। प्रत्येक सिधै बाहिर जानु पर्छ।

10 जब मानिसहरू भित्र जान्छन् शासक पनि भित्र जान्छ। जति बेला तिनीहरू बाहिर आउँछन् तब शासक पनि बाहिर आउँछ।

11 “उत्सवहरू अनि विशेष बैठकको अवसरमा एक एपा अन्नबलि प्रत्येक जवान गोरूसँग चढाउनु पर्छ। एक एपा अन्नबलि प्रत्येक भेडासँग चढाउनु पर्छ। थुमाहरूसित अन्नबलि निम्ति जस्तै शासकले जति सक्दो दिनुपर्छ। उसले एक हीन तेल प्रत्येक अन्नबलिको लागि दिनुपर्छ।

12 “जब शासकले परमप्रभुलाई स्वेच्छा भेटी, होमबलि, मेलबलि, अथवा स्वेच्छा भेटी चढायो भने उसको निम्ति पूर्वको मूल-ढोका खुल्नेछ। तब उसले उसको होमबलि अनि मेलबलि शबाथको दिनमा* जस्तै चढाउँछ। ऊ गए पछि मूल-ढोका बन्द हुन्छ।

प्रत्येक दिनको भेटीहरू

13 “तिमीले एक वर्षको दोष रहित एउटा थुमा दिनुपर्छ। यो प्रतिदिन परमप्रभुलाई होमबलि हुन्छ। प्रत्येक बिहान तिमीले यो दिनु पर्छ।

[‡] 45:24: एक हीन इवको नाप, एक हिन्मा कटीब “चार लीटर” वा “एक पाथी” हुन्छ।

* 46:12: शबाथ दिन शनिवार (साताको अन्तिम दिन) यहूदियाहरूको निम्ति एउटा विशेष विश्राम अनि आराधना को दिन।

14 तिमीले प्रत्येक बिहान भेडासँग अन्नबलि पनि चढाउनु पर्छ। तिमीले एपाको छैटौँ भाग पिठो अनि हीनको एक तिहाइ भाग तेल त्यो पिठोलाई राम्रो गरी भिजाउनको लागि दिनुपर्छ। यो परमप्रभुको अन्नबलि हुनेछ।

15 यस्तो प्रकारले उसले सदैव थुमा अन्नबलिसित तेल, होम बलिका निम्ति प्रत्येक बिहान दिईरहनु पर्छ।”

शासकका निम्ति उत्तराधिकारीको नियमहरू

16 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यदि शासकले आफ्नो जमीनको कुनै भाग आफ्नो छोरालाई भेटीको रूपमा दिन्छ भने त्यो उसको हुनेछ। यो उसको सम्पत्ति हो।

17 तर यदि कोही शासक आफ्नो जमीनको कुनै भाग आफ्नो दासलाई भेटीको रूपमा दिन्छ भने त्यो भेटी उ स्वतन्त्र हुने तिथि सम्म उसको हुन्छ। दास स्वतन्त्र भए पछि भेटी शासकलाई फिर्ता जान्छ। केवल राजाको छोराहरूले मात्र उसको जमीन भेटीको रूपमा आफूसँग राख्न सक्छ।

18 अनि शासकले मानिसहरूको जमीनको कुनै पनि भाग लिँदैन अनि तिनीहरूलाई जमीन छोड्न बाध्य पनि गर्दैन। उसले आफ्नो जमीनको केही भाग आफ्नो छोराहरूलाई दिनु पर्छ। यस्तो प्रकारले हाम्रो मानिस आफ्नो जमीनबाट वंचित हुनुको लागि विवश गरिने छैनन्।”

विशेष भान्सा-घर

19 त्यो मानिसले मलाई द्वारबाट मूल-ढोकाको छेउमा लिएर गयो। उसले मलाई पूजाहारीहरूको उत्तरको पवित्र कोठा तिर लिएर गयो। मैले त्यहाँ पश्चिम पट्टि धेरै टाढो एउटा स्थान देखें।

20 त्यस मानिसले मलाई भन्यो, “यही त्यो ठाउँ हो जहाँ पूजाहारीहरूले दोषबलि अनि पापबलि चढाउँछन्। किन? जसबाट तिनीहरूलाई ती भेटीहरू बाहिर चोकमा लिएर जाने आवश्यकता पर्दैन। यस्तो प्रकारले तिनीहरूले ती पवित्र चीजहरू बाहिर ल्याउँदैनन्, जहाँ साधारण मानिसहरू हुन्छन्।”

21 त्यसपछि त्यो मानिसले मलाई बाहिर चोकमा ल्यायो। उसले मलाई चोकको चारै कुनामा लिएर गयो। चोकको प्रत्येक कुनामा एउटा सानो चोक थियो।

22 चोकको कुनामा साना-साना चोकहरू थिए। प्रत्येक सानो चोक चालीस हात लामो अनि तीस हात चौडाको थियो। चारै कुनाको नाप बराबर थियो।

23 भित्र यी सानो चोकको चारैतिर ईटाको भित्ता थियो। प्रत्येक चोकहरूमा खाना पकाउने ठाउँहरू बनिएको थिए।

24 त्यस मानिसले मलाई भन्यो, “यिनीहरू भान्सा-घरहरू हुन्, जहाँ मन्दिरको सेवा गर्नेहरूले मानिसहरूका निम्ति बलि पकाउँछन्।”

47

मन्दिरबाट पानी बगिरहेकोछ

1 त्यो मानिसले मन्दिरको द्वारमा मलाई फेरि लिएर गयो। मैले मन्दिरको पूर्वी सँधारको मुन्तिरबाट पानी आउँदै गरेको देखें। पानी मन्दिरको दक्षिण सीमाको मुन्तिरबाट वेदीको दक्षिणबाट बगिरहेको थियो।

2 त्यो मानिसले मलाई उत्तर मूल-ढोकाबाट बाहिर ल्यायो अनि बाहिरी मूल-ढोकाको पूर्वको चारैतिर लिएर गयो। मूल-ढोकाको दक्षिण पट्टि पानी बगिरहेको थियो।

3 त्यो मानिस पूर्वपट्टि हातमा नापने डोरी लिएर बढ्यो। उसले 1,000 हात नाप्यो। तब उसले मलाई त्यस ठाँउबाट पानीमा हिँडेर जान लगायो। त्यहाँ मैले तरेको पानी मेरो गोलीगँठा सम्म थियो।

4 उसले अझ 1,000 हात नाप्यो। तब त्यस ठाँउमा मलाई पानीमा हिँड्न लगायो। त्यहाँ पानी घुडा घुडा जति गहिरो थियो। तब उसले अझ 1,000 हात नाप्यो। अनि मलाई पानीमा हिँड्न लगायो। त्यहाँ पानी कम्मर-कम्मर गहिरो थियो।

5 त्यस मानिसले अझ 1,000 हात नाप्यो। तर त्यहाँ पानी तर्न नसकिने गहिरो थियो। पानी त्यहाँ खोलामा परिणत भएको थियो। त्यहाँ पौडी खेलनलाई प्रशस्त पानी थियो। खोला यति गहिरो थियो कि त्यहाँबाट तर्न सकिँदैनथ्यो।

6 तब त्यस मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! के तिमीले जुन चीजहरू देख्यौ त्यसप्रति ध्यान दियो?”

तब त्यो मानिसले मलाई खोलाको किनारमा फर्काई ल्यायो।

7 म खोलाको किनारतिर फर्किने बित्तैकै मैले खोलाको दुवै तिर धेरै रूखहरू देखें।

8 त्यस मानिसले मसँग भन्यो, “यो पानी पूर्वको अराबा बेसीतर्फ तल बग्दछ पानी खारा समुद्र सम्म पुग्छ। त्यो समुद्रमा पानी स्वच्छ अनि ताजा हुन्छ।

9 यो पानीमा धेरै माछाहरू छन् अनि यो पानी जहाँ जान्छ त्यहाँ धेरै पशुहरू बास गर्छन्।

10 तिमी जालहारीहरूलाई लगातार एन-गदीबाट एन-एलैम सम्म उभिएको देख्न सक्छौ। तिमी तिनीहरूले आफ्नो माछाको जाल फ्याँकेको देख्नसक्छौ अनि कति प्रकारको माछाहरू समातेको देख्नसक्छौ। खारा समुद्रमा त्यतिनै प्रकारको माछाहरू छन्, जति प्रकारको महा समुद्रमा छन्।

11 तर दलदल अनि खाल्डाको प्रवेश क्षेत्र सानो बनाउनु सकिँदैन। त्यो नुनको लागि छोडिन्छ।

12 हरेक प्रकारको फलदार वृक्षहरू नदीको दुवै किनारमा उम्रिन्छन्। यसको पातहरू कहिल्यै सुक्दैन पनि मर्दैन पनि। यी वृक्षहरूमा फल लाग्न कहिल्यै पनि छोड्दैन। वृक्षले प्रत्येक महिनामा फल दिन्छ। किन? किनकि रूखहरूको लागि पानी मन्दिरबाट आउँछ। त्यो रूखको फलहरू भोजन बनिन्छ अनि त्यसको पातहरू औषधी बनिन्छ।”

परिवार समूहको निम्ति जमीनको भागवण्डा

13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “यो सीमाना इझ्राएलको बाह्य कुल समूहको जमीन बाँड्नका निम्ति हो। यसफले दुइ भाग पाउनेछ।

14 तिमीले जमीन बराबर बाँड्नेछौ। मैले यो जमीन तिमीहरूका पिता-पुर्खाहरूलाई दिने प्रतिज्ञा दिएको थिएँ। यसकारण म यो जमीन तिमीलाई दिदिछु।

15 “जहाँ जमीनको सीमाना यस प्रकार छ। उत्तरपट्टि यो सीमाना महा-सागरबाट हेलतलन भएर जान्छ जहाँ बाटो हमात अनि सदादा सम्म,

16 बेरोतह, सिब्रिम (जुन दमिश्क अनि हमातका सीमानाको बीचमा छ) अनि हासेर-हातीकन जुन हौरानको सीमानामा छ, त्यतापट्टि फर्केको छ।

17 यसकारण सीमाना समुद्रबाट हसर-एनान सम्म जान्छ जुन दमिश्क अनि हमातको उत्तरी सीमानामा छ। यो उत्तर पट्टि पर्छ।

18 “पूर्वपट्टिको सीमाना हसर-एनान हौरान अनि दमिश्कको बीच सम्म जान्छ अनि यर्दन नदीको किनारमा गिलाद अनि इझ्राएलको जमीनको बीचमा पूर्वी समुद्र सम्म सोड्ने, तामार सम्म जान्छ। यो पूर्वको सीमाना हो।

19 “दक्षिण पट्टिको सीमाना तामारबाट लगातार मेरीबा कादेशको नखलि स्थान सम्म जान्छ। त्यसपछि यो मिश्रको खोलाको सहायताले महा सागर सम्मै जान्छ। यो दक्षिणको सीमाना हो।

- 20 “पश्चिम पट्टि, भूमध्य सागर सोझै लेबो-हमानको छेउको क्षेत्र सम्म सीमाना बनिन्छ। यो तिप्रो पश्चिमी सीमाना हुन्छ।
 21 “यस्तो प्रकारले यो भूमि तिमीले इस्राएलमा कुल समूहमा बाँड।
 22 तिमी यो आफ्नो सम्पत्ति अनि आफूसँग बसे विदेशीहरूको सम्पत्तिको रूपमा, जसको नानीहरू तिमीहरूसँग बस्छन् तिनीहरूलाई बाँड। तिनीहरू विदेशी निवासी हुनेछन्, इस्राएलीहरूमा स्वभाविक जन्मे जस्तै हुनेछन्। तिमीले केही जमीन इस्राएलको कुल समूहबाट तिनीहरूलाई दिनेछौ।
 23 त्यो कुल समूह जोसँग तिनीहरू बस्छन्, तिनीहरूलाई केही जमीन दिइनेछ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

48

इस्राएलको परिवार समूहहरूको निम्ति भूमि

1-7 “उत्तरी सीमाना पूर्वमा हेतलोनबाट महासागरबाट हमात छाडेर अनि तब हसर-एनान सम्म लगातार जान्छ। यो दक्षिण अनि हमातको सीमानाहरूको बीचमा छ। कुल समूहमा यो समूहको जमीन यी सीमानाहरूको पूर्वबाट पश्चिम सम्म जान्छन्। उत्तरबाट दक्षिण, यो क्षेत्रको कुल समूह हुन, दान, आशेर, नमाली, मनश्शे, एम, स्बेन र यह्दा।

भूमिको विशेष भाग

8 “भूमिको अर्को क्षेत्र विशेष उपयोगका निम्ति हुनेछ। यो भूमि यह्दाको भूमिको दक्षिणमा छ। यो क्षेत्र 25,000 हात उत्तरबाट दक्षिण सम्म लामो छ अनि पूर्वबाट पश्चिम सम्म यो त्यति नै चौडा हुन्छ जति अरु कुल समूहको हुन्छ। मन्दिरको भूमि यो विभागको बीचमा हुन्छ।

9 तिमीले यो भूमि परमप्रभुलाई समर्पण गर्नुपर्छ। यो 25,000 हात लामो अनि 20,000 हात चौडा हुनेछ।

10 भूमिको यो विशेष क्षेत्र पूजाहारीहरू अनि लेवीहरूमा बाँडिनेछ।

“पूजाहारीले यस क्षेत्रबाट एक भाग पाउँछन्। यो भूमि उत्तरपट्टि 25,000 हात लामो, पश्चिम पट्टि 10,000 हात चौडा, पूर्व पट्टि 10,000 हात चौडा अनि दक्षिण पट्टि 25,000 हात लामो हुन्छ। भूमिको यस क्षेत्रको बीचमा परमप्रभुको मन्दिर हुन्छ।

11 यो भूमि सादोको परिवारको निम्ति हुनेछ। यी मानिसहरू मेरो पवित्र पूजाहारीको लागि छानिएका थिए। किन? किनभने तिनीहरूले त्यति बेला पनि मेरो सेवा जारी राखे, जति बेला इस्राएलका अरु मानिसहरूले मलाई छोडिसकेका थिए। सादोको परिवारले मलाई लेवी कुल समूहको अरु मानिसहरूले जस्तै छोडेनन्।

12 यो भूमिको विशेष भू-भागको विशेष भाग अत्यन्तै पवित्र हुनेछ विशेष रूपले यी पूजाहारीहरूको हुनेछ। यो लेवीहरूको सन्तानको भूमिको अर्को भाग हो।

13 “पूजाहारीहरूको निम्ति छेउमा लेवीहरूले जमीनको भाग पाउँछन्। यो 25,000 हात लामो, 10,000 हात चौडा हुनेछ। यो भूमिको पुरा लम्बाई अनि चौडाई क्रमश 25,000 हात लामो अनि 10,000 हात चौडा हुनेछ।

14 लेवीहरूले यो भूमिको कुनै पनि भाग न ता बेच्नेछन् नता व्यापार गर्नेछन्। तिनीहरूले यो भूमिको कुनै पनि भाग बेच्ने अधिकार राख्ने छैनन्। तिनीहरूले देशको यस भागलाई टुक्रा गर्न सक्नेछन्। किन? किनभने यो भूमि परमप्रभुको हो। यो अति विशेष हो। यो भूमिको सर्वोत्तम भाग हो।

शहर सम्पत्तिको लागि भाग

15 “भूमिको एक क्षेत्र 5,000 हात चौडा अनि 25,000 हात लामो हुनेछ, जुन पूजाहारीहरू अनि लेवीहरूलाई दिइएको भूमिबाट अतिरिक्त हुन्छ। यो भूमि शहरका पशुहरूको चर्ने ठाँउ अनि घर बनाउनको लागि हुन्छ। साधारण मानिसहरूले यसको उपयोग गर्न सक्छन्। शहर यसको बीचमा हुन्छ।

16 शहरको नाप यस प्रकार छ उत्तर पट्टि यो 4,500 हात हुन्छ। पूर्व पट्टि 4,500 हात हुन्छ। दक्षिण पट्टि यो 4,500 हात हुन्छ। पश्चिम पट्टि यो 4,500 हात हुन्छ।

17 शहर घाँसे-घाँसको चउर हुनेछ। यो चउर 250 हात उत्तर पट्टि, 250 हात दक्षिण पट्टि हुन्छ। 250 हात पूर्व पट्टि अनि 250 हात पश्चिम पट्टि हुन्छ।

18 पवित्र क्षेत्रको किनारमा जुन लम्बाई रहन्छ, त्यो 10,000 हात पूर्वमा अनि 10,000 हात पश्चिममा हुन्छ। यो भूमि पवित्र क्षेत्रको छेउमा हुन्छ। यो भूमिमा शहरको मजदूरहरूको लागि अन्न उमारिन्छ।

19 शहरका मजदूरहरूले यसमा खेती गर्नेछन्। मजदूरहरू इस्राएलका सबै कुल समूहबाट हुनेछन्।

20 “यो जमीनको विशेष क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौडा हुनेछ। खासगरी यो पवित्र भाग अनि शहरको लागि छुट्टाइएको भाग हुनेछ।

21-22 “यो विशेष भूमिको एक भाग देशको शासकको लागि हुन्छ। यो विशेष भूमिको क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौडा छ। यसको एक भाग पूजाहारीहरूको लागि, एक भाग लेवीहरूको लागि अनि एक भाग मन्दिरको लागि हुनेछ। मन्दिर यो भूमि क्षेत्रको बीचमा छ। शेष भूमि शासकको हुनेछ। शासकले बिन्यामीन अनि यह्दाको भूमिको बीचको भूमि पाउँछ।

23-27 “विशेष क्षेत्रको दक्षिणमा त्यस कुल समूहको भूमि हुन्छ जुन यर्दन नदीको पूर्वमा बस्छन्। प्रत्येक कुल समूहले त्यस भूमिको एक हिस्सा पाउँछ, जुन पूर्वी सीमानाबाट महा सागर सम्म गएको छ। उत्तरबाट दक्षिण सम्म यो परिवार समूह हो बिन्यामीन, शिमोन, इस्साकार, जबूलत अनि गाद।

28 “गादको भूमि दक्षिणी सीमाना तामारबाट मरीबोत-कादेशको नखलिस्तान सम्म जान्छ। तब मिश्रको खोला महा सागर सम्म पुग्छ।

29 अनि यो त्यो भूमि हो जुन तिमीहरूले इस्राएलको कुल समूहमा बाँडिनेछौ। त्यो प्रत्येक इस्राएलका कुल समूहले पाउनेछन्।” परमप्रभु मेरो मालिकले यस्तो भन्नुभयो।

शहरको मूल-ढोका

30 “यो शहरको मूल-ढोका हो। मूल-ढोकाको नाम इस्राएलको कुल समूहको नाममा हुन्छ।

“उत्तरपट्टि नगर 4,500 हात लामो हुन्छ।

31 त्यसमा तीनवटा मूल-ढोकाहरू रहन्छन्। स्बेनको मूल-ढोका, यह्दाको मूल-ढोका अनि लेवीको मूल-ढोका।

32 “पूर्व पट्टिको शहर 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् यसुफको मूल-ढोका, बिन्यामीनको मूल-ढोका अनि दानको मूल-ढोका।

33 “दक्षिण पट्टि 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् शिमोनको मूल-ढोका, इस्साकारको मूल-ढोका अनि जबूलतको मूल-ढोका।

34 “पश्चिमको मूल-ढोका 4,500 हात लामो हुन्छ। यसमा तीनवटा मूल-ढोका हुन्छन्। गादको मूल-ढोका, आशेरको मूल-ढोका अनि नमालीको मूल-ढोका।

35 “चरैतिर वरीपरि शहरको घेराको नाप 18,000 हात हुनेछ। अब देखि शहरको नाम हुनेछ परमप्रभु त्यहाँ हुनुहुन्छ।”

दानियलको पुस्तक

दानियललाई बाबेलमा लगीयो

- 1 तेस्रो वर्षमा यहदाका राजा यहोयाकीमको शासनकालमा बाबेलका राजा नबूकदनेस्सरले यस्-शलेममा आफ्ना सेनाद्वारा चारै तिर घेरि त्यस माथि आक्रमण गरे।
- 2 परमप्रभुले उसलाई यहदाको राजा यहोयाकीमलाई पराजित गर्ने शक्ति दिनुभयो अनि परमेश्वरको मन्दिरबाट सबै भाँडा-कुँडाहरू लाने अनुमति दिनुभयो। नबूकदनेस्सरले ती चीजहरू शिनाको भूमि बाबेलमा ल्याए अनि उनका देवताहरूका मन्दिरमा राखे।
- 3 त्यसपछि राजा नबूकदनेस्सरले अशपनजलाई आदेश दिए। अशपनज राजाका सेवकहरूको अगुवा थियो। राजाले अशपनजलाई राजकीय परिवारका केही यहदीहरू अनि उच्च श्रेणीका इग्नाएलीहरूलाई ल्याउनु भने।
- 4 ती मानिसहरू हट्टा-कट्टा, सुन्दर, शरीरमा कुनै चोट नभएका, सारा बुद्धिमा निपुण, साहित्य र विज्ञानको ज्ञानले परिपूर्ण, समझदार राजदरवारको सेवा गर्न सक्ने योग्य कल्दीहरूका भाषा र साहित्य सिकाउन भनी नपुंसकहरूका प्रधान अशपनजलाई हुक्म गरे।
- 5 राजा नबूकदनेस्सरले आफ्नो भोजन र मदको एक भाग तिनीहरूलाई दिए। राजाले तिनीहरूलाई तीन वर्षसम्म तालिम दिन र त्यसपछि उनको सामु प्रस्तुत गर्ने निर्देशन दिए।
- 6 यहदाका ती नानीहरूमा दानियल, हनन्याह, मीशाएल अनि अजर्याह सामेल थिए।
- 7 अशपनजले (नपुंसक) नाउँ राखिदिए। तिनीहरूले दानियलको नाउँ बेलतसजर राखिदिए। तिनीहरूले हनन्याहको नाउँ शदुक राखिदिए। अनि मीशाएललाई मेशेक अनि अजर्याहलाई अबेद्नो नाउँ राखिदिए।
- 8 तर राजाले उनीहरूलाई दिनु भनी पठाएको भोजन र दाखरस खाए आफूलाई अशुद्ध नपार्ने दानियलले निश्चय गरे। यसैले आफूलाई अशुद्ध हुन नदिनुहोस् भनी नपुंसकहरूका प्रधानलाई बिन्ति गरे।
- 9 परमेश्वरले नपुंसकहरूका प्रमुखको मनमा दानियल प्रति करुणा र दया भरिदिनु भयो।
- 10 नपुंसकहरूका प्रमुखले दानियललाई भने, “मलाई डर लाग्छ, किनभने मेरा परमप्रभु राजाले मलाई तिमीले यो भोजन खाएको अनि यो दाखरस पिएको हेर्नु भनी आदेश दिनु भएको छ। यदि तिमीले यो भोजन खाए भने तिमी बिमार अनि दुर्बल हुनेछौ। राजाले यो देख्न हुनेछ र मसित रिसाउनु हुनेछ। हुन सक्छ, मेरो टाउको काटिइनेछ अनि यो दोष तिप्रो हुनेछ।”
- 11 यसपछि दानियलले आफूलाई हेरचाह गर्ने कारिन्दालाई भने। अशपनजको त्यो कारिन्दालाई दानियल, हनन्याह, मीशाएल अनि अजर्याहमाथि ध्यान देऊ।
- 12 दानियलले त्यो कारिन्दालाई भने, “दया गरेर दश दिन सम्म हाम्रो परीक्षा लेऊ, हामीलाई खान साग-सब्जी अनि पिउने पानी बाहेक केही नदेऊ।
- 13 त्यसपछि तिमीले हाम्रो तुलना अस्-जवान मानिसहरूसँग गर, जसले राजाको खाना खान्छन्। त्यस पछि तिमीले देख्छौ कि को धेरै स्वस्थ छ, अनि आफै निर्णय गर, हामीसँग कस्तो व्यवहार गर्नु पर्छ, हामी तिप्रो सेवक हौं।”
- 14 उनी राजी भए अनि दश दिन सम्म जाँच गरे।
- 15 दश दिनको अन्तमा तिनीहरू राम्रा र हट्टा-कट्टा देखिन थाले उनीहरू भन्दा, जसले राजाको खाना खाथे।
- 16 त्यसपछि त्यो रखवालाले उनीहरूलाई राजाको खाना र दाखरस दिन बन्द गरे। अनि तिनीहरूलाई साग-सब्जी नै दिनलागे।
- 17 परमेश्वरले ती चारजनालाई, ज्ञान, बुद्धि प्रदान गर्नुभयो, अनि हेरक प्रकारको लिपि, विज्ञानहरू जान्ने योग्यता दिनुभयो। दानियलले हेरक प्रकारको दिव्य दर्शन अनि सपनाहरू बुझ्न थाले।
- 18 त्यस अवधिको अन्तमा राजाको आदेश अनुसार नपुंसकहरूका अगुवाले तिनीहरूलाई राजा नबूकदनेस्सर अघि उपस्थित गराए।
- 19 राजाले सबै मानिसहरूको अन्तवार्ता लिएर उनले ती मध्ये कसैलाई पनि दानियल, हनन्याह, मीशाएल अनि अजर्याह जस्तो सर्वोत्तम पाएनन्। यसकारण उनले तिनीहरूलाई आफ्नो कार्यमा लिए।
- 20 राजाले यी चारजनासित सबै महत्वपूर्ण विषयमा सरसल्लाह लिए अनि तिनीहरूले आफ्नो ज्ञान र सुझबुझको प्रमाण दिए। राजाले देखे कि यी चारजना उनको राज्यका सबै ज्ञानी अनि जादुगरहरू भन्दा दश गुणा राम्रा छन्।
- 21 दानियलले कोरेसको शासन कालको पहिलो वर्ष सम्म राजाको सेवा गरिबसे।

2

नबूकदनेस्सरको सपना

- 1 आफ्नो शासनकालको दोस्रो वर्षमा नबूकदनेस्सरले एउटा सपना देखे। सपनाले उनलाई भयभीत बनायो अनि उनी सुन्न सकेनन्।
- 2 राजाले आफ्ना ज्ञानी मानिसहरूलाई बोलाए तिनीहरू जादु-टुना गर्थे। सपनाको अर्थ व्याख्या गर्न ताराहरू हेर्थे। तिनीहरू त्यसो गर्थे किनभने भविष्यमा के घट्नेवाला छ, त्यो पहिले नै सकेत दिन सक्थे। राजाले तिनीहरूबाट यही चाहन्थे कि उनले देखेको सपनाको अर्थ तिनीहरूले भन्न सक्नु। तिनीहरू आए र राजाको सामु उभिए।
- 3 त्यस पछि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, जसले गर्दा म एकदमै व्याकुल छु। म यो जान्न चाहन्छु कि त्यो सपनाको अर्थ के हो?”
- 4 त्यस विषयमा कल्दीहरूले अरामी भाषामा बोल्दै उत्तर दिए, “महाराज अमर रहनु! हामी तपाईंका सेवकहरू हौं। तपाईंले आफ्नो सपना हामीलाई बताउनु होस् अनि हामी तपाईंलाई त्यसको अर्थ बताउँछौं।”
- 5 यसपछि राजाले कल्दीहरूलाई भने, “होइन! त्यो सपना के थियो, यो पनि तिमीले बताउनु पर्छ अनि त्यो सपनाको अर्थ के हो, यो पनि तिमीले बताउनु पर्छ। यदि तिमीले यस्तो गर्न सके भने म तिमीलाई टुक्रा-टुक्रा पार्नेछु अनि तिप्रो घर भत्काएर जनताको शौचालय बनाउनेछु।
- 6 तर तिमीले मेरो सपना बताएर त्यसको व्याख्या गरिदिनु भने म तिमीलाई धेरै उपहारहरू, आदार प्रदान गर्नेछु। अब मेरो सपना र त्यसको व्याख्या गर।”
- 7 ती बुद्धिमानहरूले फेरि उत्तर दिए, “हे राजा, कृपया हामी तपाईंका दासहरूलाई सपना बताई दिनु होस् र हामी त्यसको अर्थ व्याख्या गरिदिन्छौं।”
- 8 राजाले जवाफ दिए, “म जान्छु, कि तिमीहरूले समय नाश गरिरहेकाछौ। किनभने तिमीहरू जान्दछौ मेरो हुकुम त्यस्तै रहनेछ।

9 जस्तो कि यदि तिमीहरूले मेरो सपनाको बारेमा बताउँदैनौ भने म तिमीहरू प्रत्येकलाई दण्ड दिनेछु। यसकारण तिमीहरू मलाई सपना पक्कै भन्नेछौ ताकि म जानेछु कि तिमीहरू सपनाको व्याख्या सही तरिकाले गर्न सक्षम छौ।”

10 कल्दीहरूले राजालाई उत्तर दिए भने, “हे महाराज, तपाईंले जे भन्नु हुँदछ त्यो गर्न सक्ने मानिस यस पृथ्वीमा केही छैन। कुनै पनि राजा, ऊ जति नै महान अथवा शक्तिशाली होस् उसले कहिले पनि ज्ञानी अथवा जादुवाला अथवा कल्दीहरूलाई यस्तो कर्म गर्न लगाएको छैन।

11 राजाले केही कुरा रोषि रहेका छन् त्यो गर्न एकदमै अपठ्यारो छ। देवताहरूले मात्र राजाको सपना अनि यसको अर्थ के हो भन्न सक्नेछन। तर देवताहरू मानिसहरूसित बस्दैनन्।”

12 जब राजाले यो कुरा सुने, तिनी सधैं रिसाए अनि बाबेलका सबै ज्ञानी मानिसहरूलाई ध्वंस गरिनु पर्ने आदेश दिए।

13 यसकारण राजा नबूदकनेसरको आज्ञा घोषणा गरियो कि सबै ज्ञानी मानिसहरूलाई मारु पर्छ! राजाका मानिसहरूले दानियल र उसका साथीहरूलाई पनि मारु भनी हल्ला गरे अनि खोजी गर्न पठाए।

14 अर्योक बाबेलका बुद्धिमानि मानिसहरूलाई मारु तयार थिए। तर दानियलले राजाका सेनापति अर्योकसित कुरा-कानी गरे। दानियलले अर्योकसित बुद्धिमानि कुरा गरे।

15 दानियलले अर्योकलाई सोधे, “राजाले यति कठोर दण्डको आदेश किन दिनुभएकोछ?”

उत्तरमा अर्योकले राजाको सपनाको सम्पूर्ण कथा बताए अनि दानियलले बुझे।

16 जब दानियलले यो कुरा सुने उनले राजासँग गए बिन्ति गरे कि अधिक समय दिइयोस्। त्यस पछि उनले राजालाई उनको सपना र त्यसको अर्थ बताई दिनेछन।

17 त्यसपछि दानियल आफ्नो घर गए अनि उसका साथीहरू, हनन्याह, मीशाएल अनि अजर्याहलाई सम्पूर्ण कुराहरू सुनाए।

18 दानियलले आफ्ना साथीहरूलाई स्वर्गका परमेश्वरसँग प्रार्थना गर्नुभने। दानियलले उनीहरूलाई भने कि स्वर्गका परमेश्वरलाई प्रार्थना गर्दा उनीहरूमाथि दयालु हुन अनि यो रहस्य बुझ्नमा सहायता गर्नु जसबाट बाबेलको दोस्रो बुद्धिमानि पुरुषहरूसँग दानियल र उसका साथीहरू नमारिउन।

19 रातको समय परमेश्वरले दानियललाई दर्शनको गुप्त बताई दिनुभयो। त्यसपछि स्वर्गका परमेश्वरको स्तुति गरे।

20 दानियलले भने,

“परमेश्वरको नाउँको सदा-सर्वदा प्रशंसा गर!

शक्ति र ज्ञान उहाँमा हुन्छ।

21 उहाँले नै समय परिवर्तन गर्नुहुन्छ उहाँले नै सालमा ऋतुहरू परिवर्तन गर्नुहुन्छ।

उहाँले नै राजाहरू परिवर्तन गर्नुहुन्छ।

उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ र उहाँले नै खोस्र्नुहुन्छ।

उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानि बन्छन्,

उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ अनि मानिसहरू ज्ञानी हुन्छन्।

22 उहाँले गहिरो अनि गुप्त रहस्यहरू प्रदीशत गराउनु हुन्छ।

उहाँले जान्नु हुन्छ अन्धकारमा के छ

अनि ज्योति उहाँसँगै छ।

23 हे मेरो पिता-पुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, अनि तपाईंको गुणगान गाउँछु।

तपाईंले नै मलाई ज्ञान र शक्ति दिनुभयो।

जुन कुरा हामीले सोध्यौ त्यसको रहस्य तपाईंले नै बताउनु भयो।

तपाईंले हामीलाई राजाको सपनाको विषयमा बताउनु भयो।”

दानियलले सपनाको अर्थ के हो भन्छन्

24 त्यसपछि दानियल अर्योककोमा गए। राजाले उसलाई बाबेलका ज्ञानी मानिसहरूलाई मारु भनी आज्ञा दिएका थिए। दानियलले अर्योकलाई भने, “बाबेलका ज्ञानी मानिसहरूको हत्या नगर। मलाई राजा भएकोमा लिएर जाऊ, म उहाँलाई उहाँको सपना अनि अर्थको व्याख्या गरिदिन्छु।”

25 अर्योकले तुरुन्तै दानियललाई राजाकहाँ लिएर गयो अनि राजालाई भन्यो, “यहदाको बन्दीहरू मध्ये मैले एकजना यस्तो मानिसलाई खोजें जसले राजाको सपनाको अर्थ बताउन सक्छ।”

26 राजाले दानियललाई (बेलतसजर) जवाफमा प्रश्न गरे, “के तिमीले सौँचै मेरो सपनाको अर्थ र त्यसको व्याख्या गर्न सक्छौ?”

27 दानियलले राजालाई उत्तर दिए, “हे राजा नबूदकनेसर, कुनै पनि ज्योतिषीहरू बुद्धिमानि मानिस, मंत्र-तंत्र जान्नेहरू अनि कल्दीहरूले राजाको सपनाको गुप्त कुराहरू बताउन सकेनन्।

28 तर स्वर्गमा एउटा यस्तो परमेश्वर हुनुहुन्छ, जसले गुप्त रहस्यहरू बताउन सक्नुहुन्छ। परमेश्वरले राजा नबूदकनेसरलाई अब के हुनेवाला छ यो दर्शाउनको लागि सपना देखाई दिनुभयो। आफ्नो ओख्यानमा सुतेर तपाईंले सपनामा जे कुराहरू देख्नुभयो, त्यो यो हो।

29 हे राजा, तपाईं आफ्नो ओख्यानमा सुतिरहनु भएको थियो। तपाईंले भविष्यमा घटने घटनाको विषयमा सोचिरहनु भएको थियो। परमेश्वरले मानिसहरूलाई रहस्यपूर्ण विषयमा बताउन सक्नुहुन्छ। त्यसैकारण उहाँले भविष्यमा जे घटनेवाला छ, त्यो दर्शाई दिनु भयो।

30 परमेश्वरले यो रहस्य मलाई बताउनु भयो। यो यसकारण भयो कि मेरोमा अरु मानिसहरू भन्दा ज्यादा बुद्धि छ। तर परमेश्वरले मलाई यो भेद यसकारण बताउनु भयो कि राजालाई उसको सपनाको अर्थ थाहा होस्। हे राजा यस्तो प्रकारले, तपाईंको मनमा जुन विचारहरू आउँदछ त्यसलाई सम्झनु होस्।

31 “हे राजा, तपाईंको सपनामा एउटा ठूलो मूर्ति आफ्नो छेउमा उभिएको देख्नु भयो जो चम्किरहेको थियो अनि सधैं आर्कषक थियो। यसको रूप डरलाग्दो थियो।

32 त्यो मूर्तिको टाउको निकरु सुनले बनिएको थियो। त्यसको छाती र हातहरू चाँदीका थिए। त्यसको पेट र फिला काँसाका थिए।

33 यसको गोडाहरू फलामका थिए। त्यसको खुट्टाका केही भाग फलामको र तल्लो केही भाग माटोका थिए।

34 जब तपाईंले त्यस मूर्तिलाई हेरिरहनु भएको थियो तपाईंले एउटा चट्टान देख्नुभयो। चट्टान मानिसद्वारा काटिएको थिएन। चट्टानले फलाम र माटोले बनिएका मूर्तिको खुट्टाहरूलाई टुक्रा-टुक्रा पार्यो।

35 त्यो फलाम, माटो, काँसा, चाँदी र सुन सबै चक्काचूर भए, अनि ग्रीष्म ऋतुमा खलाबाट भूस उडाए झै नाउँ निशानै नराखी हावाले उडाएर लायो। तर त्यस मूर्तिमा लाग्ने त्यो ढुङ्गा बढ्दै गयो अनि एउटा ठूलो पहाड बनिए पृथ्वीलाई ढाक्यो।

36 “सपना यही थियो। अब हामी राजालाई त्यसको अर्थ खोलिदिनेछौ।”

37 हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ।
38 तपाईंलाई परमेश्वरले मानिसका सन्तान, जङ्गलका पशुहरू र आकाशका पंक्षीहरू माथि अधिकार गर्न दिनु भएको छ। तपाईं नै त्यो सुनको टाउको हुनुहुन्छ।

39 “तपाईं पछि तपाईंको भन्दा कमजोर राज्य खडा हुनेछ अनि त्यसपछि अर्को एउटा तेश्रो राज्य काँसाको राज्यजस्तै खडा हुनेछ, जसले सारा पृथ्वीमाथि अधिकार जमाउनेछ।

40 त्यस पछि चौथो राज्य फलाम जस्तै बलियो हुनेछ। फलामले सबै थोकलाई चूर-चूर गरि नष्ट पारे झैं त्यसले सारा पृथ्वीलाई टुक्रा टुक्रा पारेर तितर-बितर पार्नेछ।

41 “अनि तपाईंले खुट्टा र औलाको केही भाग फलामको देख्नु भए झैं त्यो एउटा विभाजित राज्य हुनेछ। तर पनि दर्शनमा तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं त्यसमा फलाम बलियो रहने छ।

42 अनि खुट्टाको औलाहरू केही भाग फलाम र केही भाग माटो मिसिए झैं त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रा-टुक्रा हुने कमजोर राज्य हुनेछन।

43 तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं ती राज्यहरू अन्तर जातीय वैवाहिक सम्बन्ध गरेर मिसिनेछ र फलाम र माटोसित मिसिनेछ अनि फलाम र माटोसित मिल्न नसके झैं ती राज्यहरू एकसाथ अडिन सक्ने छैनन।

44 “ती राज्यहरूको समग्रमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरु मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।

45 “यो राज्य चाहिँ तपाईंले देख्नु भएको त्यो चट्टान हो जुन कसैले नहटाई कन पहाडबाट आफै काटियो अनि त्यो चट्टान फलाम, पित्तल, चाँदी, माटो र सुनलाई टुक्रा-टुक्रा पार्थो। यस प्रकार महान परमेश्वरले तपाईंलाई भविष्यमा के हुनेछ देखाउनु भयो। यो सपना साँचो छ र तपाईं यसको व्याख्यामा भर पर्न सक्नुहुन्छ।”

46 यसपछि राजा नबकदनेस्सरले दानियललाई निहुरिए दण्डवत गरे। राजाले दानियलको प्रशंसा गरे। राजाले आज्ञा दिए कि दानियलको सम्मानमा भेट्टी स्वरूप सुगन्धित धूप प्रदान गरियोस।

47 राजाले फेरि दानियललाई भने, “मलाई निम्नत पूर्वक ज्ञान भएकोछ कि तिम्रो परमेश्वर सर्वाधिक महत्वपूर्ण अनि शक्तिशाली हुनुहुन्छ। उहाँ सबै राजाहरूको परमप्रभु हुनुहुन्छ। अनि जुन कुरा कसैले बताउन सक्नेन त्यो गुप्त कुरा पनि उहाँले बताई दिनुहुन्छ।”

48 यसपछि राजाले दानियललाई सम्मान पूर्वक आफ्नो राज्यको महत्वपूर्ण पदमा नियुक्ती गरे अनि धेरै बहुमूल्य उपहारहरू पनि दानियललाई दिए। दानियललाई सम्पूर्ण बाबेल प्रदेशको शासक नियुक्ती गरे अनि दानियललाई बाबेलको सबै ज्ञानी मानिसहरूको प्रधान बनाइदिए।

49 दानियलले राजालाई विन्तै गरे अनि उनले शद्रक, मेशक अनि अबेदगोलाई बाबेल प्रदेशको महत्वपूर्ण हाकिम बनाई मागे। दानियलले भने जस्तै राजाले त्यस्तै गरे। दानियल स्वयं ती महत्वपूर्ण मानिसहरू मध्ये एक भए जुन राजाको साथमा रहन्थे।

3

सुनको मूर्ति र तातो भट्टी

1 राजा नबकदनेस्सरले सुनको मूर्ति बनाए। मूर्ति 60 हात अग्लो अनि 6 हात चौडा थियो। उनले त्यो मूर्ति बाबेल प्रदेशको दुरा मैदानमा स्थापित गरे।

2 तब राजा नबकदनेस्सरले विभिन्न प्रान्तका सबै राज्यपाल, शासक, सल्लाहकार, कोषाध्यक्ष, न्यायधीशहरू, अधिकारीहरू र प्रान्तका सबै राज-कर्मचारीहरूलाई उनले स्थापित गरेको मूर्ति समक्ष सम्पन्न हुन भेला हुनु भनी आदेश दिए।

3 ती सबै प्रान्तका बडा हाकिम, न्यायधीश, राज्यपाल, सल्लाहकार, खजाञ्ची, पुलिस प्रमुख अनि सबै अरु हाकिम, राजकर्मचारीहरू भेला भए अनि राजा नबकदनेस्सरले स्थापना गरेको मूर्तिको अघाडी उभिए।

4 त्यसपछि प्रवक्ताहरूले ठूलो स्वरमा कराएर भने, “हे विभिन्न राष्ट्र र विभिन्न भाषाका मानिसहरू ध्यान देऊ।

5 जब तिमीहरू विभिन्न वाध्य-यन्त्र, नरसिङ्गा, बाँसुरी, वीणा, साराङ्गी, सितार, मसकहरू बाजाहरू बजेको सुन्छौ, तिमीहरू सबै निहुरिनु पर्छ अनि राजा नबकदनेस्सरले उभ्याएको सुनको मूर्तिको पूजा गर्नु पर्छ।

6 यदि कसैले यो सुनको मूर्तिलाई निहुरे दण्डवत गर्दैन अनि पूजा गर्दैन भने त्यस मानिसलाई तुरन्तै दण्डन बल्दै गरेको आगोको भट्टीमा पर्याँकिदिनेछ।”

7 यसकारण जब तिनीहरूले नरसिङ्गा, बाँसुरी, सितार, साराङ्गी, मसक र अरु बाजा बजेको सुने, तिनीहरू निहुरिए अनि सुनको मूर्तिको पूजा गरे।

8 यस घटना पछि तुरन्तै कल्दीहरू राजाकहाँ आए, ती मानिसहरूले यह्दीहरूको विस्त्रुमा बोले।

9 तिनीहरूले राजा नबकदनेस्सरलाई भने, “हे राजन, तपाईं अमर हुनुहुन्छ।

10 महाराज, तपाईंले यस्तो आदेश दिनु भएकोछ कि प्रत्येक जसले नरसिङ्गा, बाँसुरी, साराङ्गी, सितार, मसक र अरु सबै किसिमका बाजाहरूको स्वर सुन्छ, त्यसले निहुरिए सुनको मूर्तिलाई पूजा गर्नुपर्छ।

11 अनि जसले घोप्टो परेर पूजा गर्दैन त्यसलाई दन्किरहेको आगोको भट्टीमा पर्याँकिनेछ।

12 यहाँ केही यस्तो यह्दीहरू छन् जसले तपाईंको यो आदेशलाई पालन गर्दैनन। तपाईंले ती यह्दीहरूलाई बाबेल प्रदेशमा महत्वपूर्ण हाकिम बनाउनु भएको छ। यिनीहरूको नाउँ यस प्रकार छ शद्रक, मेशक अनि अबेदनगो। यिनीहरूले तपाईंका देवताको पूजा गर्दैनन अनि जुन सुनको मूर्ति तपाईंले स्थापित गर्नु भएको छ उनीहरू न त त्यस मूर्तिको सामने झुकन्छन न त पूजा नै गर्छन।”

13 यो सुन्ने बित्तिकै नबकदनेस्सर रिसले चूर भएर भने शद्रक, मेशक, अबेदनगोलाई लिएर आऊ। त्यस पछि उनीहरू राजाको सामुने हाजिर भए।

14 नबकदनेस्सरले भने, “शद्रक, मेशक र अबेदगो के यो कुरा साँचो हो, तिमीहरूले मेरो देवताको पूजा गर्दैनौ अनि मैले स्थापित गरेको सुनको मूर्तिलाई निहुरिए पूजा गर्दैनौ?”

15 अब हेर, तिमीहरूले जब नरसिङ्गा, बाँसुरी, सितार, सात वटा तार भएको बाजा, वीणाहरू, मसक तथा प्रत्येक प्रकारको अर्को वाद्य यन्त्रहरूको ध्वनी सुन्थौ अनि सुनको मूर्तिको सामने झुकेर पूजा गर्नु पर्नेछ। यदि तिमीहरूले मैले बनाएको सुनको मूर्तिको पूजा गर्न तयार भयो भने राम्रो हो तर यदि त्यसको पूजा गर्न अस्वीकार गर्थौ भने तिमीहरूलाई तुरन्तै दण्डन बल्दै गरेको आगोको भट्टीमा हालिनेछ। त्यस पछि तिमीहरूलाई कुनै पनि अरु देवताहरूले बचाउन सक्ने छैन।”

16 शद्रक, मेशक अनि अबेदनगोले जवाफमा भने, “महाराज नबकदनेस्सर, हामीलाई अझै व्याख्या गर्ने आवश्यकता छैन; हामी आफ्नो मन परिवर्तन गर्ने छैनौं।

17 यदि, हाम्रो परमेश्वर जसको हामी उपसना गर्छौं उहाँको अस्तित्व छ भने, दन्किरहेको आगोको भट्टीबाट हामीलाई बचाउने उहाँको सामर्थ्य छ। यसैले हे राजा उहाँले हामीलाई तपाईंको शक्तिदेखि बचाउनुहुन्छ।

18 तर राजा तपाईंले यो जानु पर्ने छ, हामी तपाईंको देवताहरूलाई पूजा गर्ने छैनौं अथवा सुनको मूर्तिको अथाडी झुकेर ढगडवत पनि गर्ने छैनौं।”

19 यस कुरामा नबकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्रगोमाथि सार्है रिसाए। उनको अनुहार रातो भयो।

20 त्यस पछि उनले आफ्ना केही सैनिकहरूलाई हुकूम गरे, ती शद्रक, मेशक अनि अबेद्रगोलाई कस्सेर बाँध अनि बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदेऊ।

21 सैनिकहरूले शद्रक, मेशक अनि अबेदनगोलाई बाँधे अनि आगोमा फ्याँकिदिए। तिनीहरूले आफ्नो पोशाकहरू, सुस्वाल, टोपी लगाएका थिए।

22 रिसाएका राजाद्वारा दिइएको कठोर आदेशको कारणले ती सेनाहरूले भट्टी यथास्थिती भन्दा सात गुणा बेसी तताए अनि ती सेनाहरू जब शद्रक, मेशक अनि अबेद्रगोलाई आगोमा हाल्न नजिक गए त्यसको तातोले ती सेनाहरू मारिए।

23 ती तीनजना शद्रक, मेशक अनि अबेद्रगोलाई कस्सेर बाँधी दन्किरहेको आगोमा फ्याँकिदिए।

24 त्यस पछि राजा नबकदनेस्सर छक्क परे र सार्है उत्तेजित भएर उभिए अनि आफ्ना सल्लाकारहरूलाई भने, “के हामीले आगोमा तीन जनालाई बाँधेर हालेको होइनौं?”

तिनीहरूले उत्तर दिए, “हो, अवश्य हो महाराज।”

25 तब राजाले भने, “तब कसरी म चार जना मानिसहरू खुल्ला भएर आगोमा हिँडको देख्दैछु। त्यो चौथो मानिस परमेश्वरको पुत्र जस्तै छ।”

26 त्यस पछि नबकदनेस्सरले त्यस दन्किरहेको भट्टीको ढोका नजिक आएर भने, “हे शद्रक, मेशक अनि अबेद्रगो सर्वाच्च परमेश्वरका सेवक हो, निस्केर आऊ।”

त्यस पछि शद्रक, मेशक र अबेदनगो आगोबाट निस्केर आए।

27 प्रान्त, प्रान्तका बडा हाकिम, राज्यपाल, सल्लाकार र भारदारहरू जम्मा भए अनि आगोले यी मानिसहरूको शरीरमा हानी गर्न नसकेको देखे। तिनीहरूको टाउकाको केश पनि खड्गलेको थिएन। तिनीहरूको लुगा पनि आगोले डढेन र तिनीहरूमा आगोको रापसम्म पर्न पाएन।

28 त्यस पछि नबकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्रगोका परमेश्वर धन्य होऊन जसले उहाँ माथि विश्वास गर्ने र राजाको हुकुमलाई आफ्नै परमेश्वर बाहेक हामी अरू देवताको सेवा गर्ने छैनौं भनी आफूलाई आगोमा फ्याँकिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्नो स्वर्ग दूतहरू पठाउनु भयो।

29 अब म हुकुम गर्दैछु, कुनै पनि मानिस जुन सुकै जाति वा राष्ट्र अथवा जुनसुकै भाषा बोल्ने होस, जसले शद्रक मेशक अनि अबेद्रगोको परमेश्वरको निन्दा गरी त्यसलाई टुक्रा-टुक्रा बनाइनेछ र त्यसको घर उजाड पारिनेछ। किनभने यस किसिमले उद्धार गर्ने अरू कुनै पनि देवता छैनन्।”

30 त्यस पछि राजाले बाबेलको प्रान्तमा शद्रक, मेशक र अबेद्रगोको मान बढाई दिए।

4

वृक्षको विषयमा नबकदनेस्सरको सपना

1 सारा संसारमा बस्ने विभिन्न भाषा बोल्ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबकदनेले यो पत्र पठाए।

अभिवादन:

2 सवाच्च परमेश्वरले मेरो निम्ति गर्नु भएको अद्भुत अनि छक्क-पर्दो चीजहरूको विषयमा तपाईंहरूलाई भन्न म अति खुशी छु।

3 उहाँका चिन्हहरू महान छ।

उहाँका आश्चर्यपूर्ण कर्महरू शक्तिशाली छन्।

उहाँको राज्य सदा-सर्वदा रहिरहने छ।

राज्यमा उहाँको प्रभुत्व पुस्तौं पुस्तासम्म रहिरहन्छ।

4 म, नबकदनेस्सर आफ्नो महलमा खुशी र सफल थिएँ।

5 मैले यस्तो सपना देखेँ, मलाई भयभीत बनायो। म मेरो ओछ्यानमा ढल्किरहेको थिएँ अनि मैले मेरो मनमा दिव्य दर्शन देखेँ, ती कुराहरूले मलाई एकदमै दुःखित बनायो।

6 यसकारण मैले बाबेलका सबै ज्ञानी पुरुषहरूलाई सपनाको अर्थ खोले दिनलाई मकहाँ आउन भनी हुकुम गरे।

7 जब जादुगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरू आए, मैले तिनीहरूलाई सपना बताईदिएँ, तर तिनीहरूले मलाई त्यसको अर्थ बताउन सकेनन्।

8 तब अन्तमा दानियल मेरो अघि आए। (मैले दानियललाई मेरा देवताको सम्मानमा बेलतसजर नाउँ राखेँ। उसित देवताहरूको आत्मा थियो।) यसकारण मैले आफ्नो सपना उसलाई बताएँ।

9 मैले भने, “बेलतसजर (दानियल) तिमी सबै तान्त्रिकहरूमा सर्वश्रेष्ठ हो, मलाई थाहा छ कि तिमीमा ईश्वरीय आत्मा बास गर्छ, अनि कुनै पनि रहस्य बुझ्न तिमीलाई अपठ्यारो पर्दैन। मलाई यसको अर्थ भन, जुन सपना मैले देखेँ।

10 म ओछ्यानमा सुतिरहेको थिएँ। त्यति बेला मैले एउटा दिव्य दर्शनमा, अचानक, मेरो छेउमा पृथ्वीको बीचमा एउटा अम्लो रूख देखेँ, त्यो वृक्ष एकदमै अम्लो देखेँ।

11 यो रूख एकदमै ठूलो अनि शक्तिशाली थियो। यसको अम्लाइले आकाश छुन आँटको थियो। अनि यो रूख पृथ्वीको कुनै पनि कुनाबाट देखिन्थ्यो।

12 यसका पातहरू सुन्दर थिए। यसको फलहरू प्रशस्तै थिए र यो फलले सबैलाई खान पुग्थ्यो। जङ्गली पशुहरू त्यो रूखको छहारीमुनि बस्थे। यसका हाँगाका चराहरूले गुँड बनाउँथे, अनि सबै जीवित प्राणीहरूले त्यसबाट आहार पाउँथे।

13 “ओछ्यानमा सुतिरहेको बेलामा मैले त्यो दर्शन हेरिरहेको थिएँ, त्यसै बेला स्वर्गबाट एउटा पवित्र दूत तल आउँदै गरेको मैले देखेँ।

14 उसले ठूलो स्वरमा कराएर भन्यो, ‘रूखलाई काट।’ त्यसको हाँगाहरू काट। पातहरू झारिदेऊ। यसको फलहरू चौरतिर छरपस्ट पारिदेऊ। जङ्गली पशुहरू त्यसको छहारी मुनिबाट अनि चराहरू त्यसको हाँगाबाट भागोस।

15 तर त्यसको ठुटो चाँहि जराभित्ति जमीनमा नै रहोस्। अनि त्यही अवस्थामा फलामको अनि काँसको साङ्गलाले बाँधिएको होस्, अनि जङ्गली घाँसले पेट भरोस् आकाशको शीतले त्यसलाई भिजाओस् र खँकमा बसे पशुहरूसित र स्खका पातसँग खेतमा रहोस्।

16 त्यस मानिसको मन बदलिएर पशुहरूको जस्तै होस्। सात काल त्यसमाथि त्यस्तै बितोस्।

17 “एकजना पवित्र स्वर्गादूतले यो दण्डको घोषणा गरे। पृथ्वीको सबै मानिसहरूलाई थाहा होस् कि, मानिसहरूको राज्यहरूमाथि सर्वाच्च परमेश्वरले शासन गर्नुहुन्छ। परमेश्वरले जसलाई चाहनु हुन्छ यी राज्यहरू उसलाई दिनुहुन्छ अनि परमेश्वरले ती राज्यहरू माथि शासन गर्नको निम्ति विनम्र मानिसलाई छान्नु हुन्छ।

18 “नबूकदनेस्सरले भने, मैले देखेको सपना यही हो। म राजा नबूकदनेस्सरले अब तिमी बेलतसजरले (दानियल), सपनाको अर्थ भन कारण मेरो राज्यको कुनै पनि बुद्धिमानि मानिसले यो सपनाको अर्थ व्याख्या गर्न सक्ने छैन। तर बेलतसजर (दानियल) तिमीले यो सपनाको अर्थ व्याख्या गर्न सक्छौ कारण तिमीमा देवताहरूको आत्मा रहेकोछ।”

19 त्यसपछि दानियल केही समय सम्म चुपचाप बसे। उसले केही कुरा सोची रहेको थिए, त्यसले उसलाई व्याकुल बनाइरहेको थियो। तब राजाले भने, “बेलतसजर (दानियल), तिमी त्यो सपना अथवा त्यो सपनाको अर्थदेखि भयभीत नहोऊ।”

यसमा बेलतसजरले (दानियल) उत्तर दिए, “मेरा स्वामी, खाश यो सपना तपाईंका शत्रुहरूमाथि आबोस् अनि यसको अर्थ जो तपाईंको विरोधी छन् उनीहरूले प्राप्त गर्नु।

20-21 जुन रूख तपाईंले देख्नुभयो त्यो रूख ठूलो अनि शक्तिशाली भयो। रूखको टुप्पो आकाश सम्मै पुग्यो। त्यो रूख पृथ्वीको प्रत्येक कुनाबाट देखिन्थ्यो। त्यसका पातहरू सुन्दर थिए, त्यसमा फल प्रशस्तै थियो, त्यसको हाँगाफलेको फलले सबैका लागि खान पुग्थ्यो अनि त्यसको छहारी मुनि सबै जङ्गली पशुहरू बस्थे। अनि त्यसको हाँगामा चराले गुँड बनाएको थियो।

22 “हे राजा त्यो रूख तपाईं नै हो। तपाईं बढेर शक्तिशाली हुनु भयो। तपाईंको धन सम्पत्ति बढ्यो। तपाईंको शक्ति बढेर स्वर्ग सम्म पुग्यो। तपाईंको प्रभुत्व बढेर पृथ्वीको पल्लो छेउ सम्म छ।

23 “अब तपाईंले एकजना पवित्र स्वर्गादूत स्वर्गादूत तल झर्दै गरेको देख्नु भयो? त्यसले भन्यो, ‘त्यस रूखलाई काटेर नष्ट गरिदेऊ, तर त्यसको ठुटा जरासँगै भूँडमै छोडिदेऊ जुन तिमीले भूँडमा छोडेको थियो त्यसलाई फलाम र काँसाको साङ्गलाले बाँध अनि खेतमा घाँसहरूको बीच छोडिदेऊ। आकाशको शीतले भिजोस् र त्यसको भाग जङ्गलको पशुहरूसँग होस्। यो हालतमा सात साल बित्रेछ।’

24 “राजा, तपाईंको सपनाको व्याख्या यही हो। सर्वाच्च परमेश्वरले मेरो स्वामी राजा प्रति यी घटनाहरू घट्टने आदेश दिनुहुन्छ।

25 राजा नबूकदनेस्सरले तपाईंलाई तपाईंको मानिसहरूबाट जबर्जस्ती टाडो पठाउनेछ, तपाईं जङ्गली जनावरहरूको बीचमा बस्नु हुनेछ। तपाईंले गाई गोस्तले जस्तो घाँस खानु हुनेछ अनि तपाईं शीतले भिज्नु पर्नेछ। सात वर्ष सम्म यही प्रतिक्रिया दोहोरिनेछ। जब सम्म तपाईंले यो कुरा बुझ्नुहुने छैन, कि सर्वाच्च परमेश्वरले मानिसहरूमाथि सर्वधिकार गर्नुहुन्छ उहाँले जसलाई इच्छा गर्नु हुन्छ उसैलाई नै राज्य दिनुहुन्छ।

26 “जरा सहित टुटोलाई भूँडमा छोडिदिने आज्ञा यो हो तपाईंको राज्य तपाईंलाई फेरि फिर्ता दिनुहुनेछ। यो तब हुनेछ जब त्यो सर्वाच्च परमेश्वरले तपाईंको राज्यमा शासन गर्नुहुन्छ भन्ने तपाईंले जान्नु हुन्छ।

27 यसकारण, राजा, दया गरेर मेरो सल्लाह स्वीकार्नु होस् आफ्नो पाप त्यागेर धर्म पट्टि लाग्नुहोस्, अत्यचारमा परेकाहरूलाई दया देखाएर गरीब मानिस प्रतिको अधर्म त्याग्नु होस्, त्यसो गर्नाले लामो समय सम्म सफल र शान्ति प्रिय हुनुहुनेछ।”

28 यो सबै सत्य घटना राजा नबूकदनेस्सरमाथि घट्यो।

29 बाह्र महिना पछि राजा आफ्नो महलको कोसीमा घुमिरहेका थिए।

30 जब राजाले भने, “बाबेललाई हेर, यो महान शहरको निर्माण मैले आफ्नो शक्तिले गरेको हो। शहरको राजधानी मेरो राज्यले मेरो महोत्सवको गौरव प्रदान गरेकोछ।”

31 राजाको मुखबाट यो कुरा निस्की नसक्यै स्वर्गादूत यसो भन्ने आवाज आयो, “यो घटनाहरू तपाईंमाथि घट्टनेछ, राजा नबूकदनेस्सर तपाईंको राज्य तपाईंबाट खोसिनेछ।

32 तपाईंलाई मानिसहरूबाट निस्कासित गरिनेछ। तपाईं जङ्गली पशुहरूसँग बस्नु पर्नेछ अनि गाईले झैं घाँस खानुहुनेछ। सात वर्ष सम्म यो चलि रहनेछ जब सम्म तपाईंले यो बुझ्नुहुँदैन कि सर्वाच्च परमेश्वरले मानिसहरूमाथि शासन गर्नुहुन्छ। अनि उहाँले जसलाई चाहनुहुन्छ उसलाई राज्य दिनुहुन्छ।”

33 फेरि तुरुन्तै यो घटना घट्यो, नबूकदनेस्सर मानिसहरूबाट निकालिए, उनले गाईले जस्तो घाँस खान थाले र उनको शरीर आकाशको शीतले भिज्यो, उनको कपाल लामो, गीढ्को प्वाख जस्तो भयो अनि उनको नङ्गाहरू चीलका नङ्गा जस्तै लामा लामा भए।

34 तब त्यो अन्तको समयमा म नबूकदनेस्सरले आँखा उठाएर स्वर्गतिर हेरेँ, अनि मैले सही तरिकाले सोचन थालेको थिएँ मैले सम्मान र महिमा दिएँ जो सदा-सर्वदा जीवित हुनुहुन्छ।

परमेश्वरले सदा-सर्वदा शासन गर्नुहुन्छ!

उहाँको राज्य पुस्तै पुस्ता सम्म चलि रहन्छ।

35 यो पृथ्वीका मानिसहरू सौँचै ठूला छैनन्

परमेश्वरले मानिसहरूसँग जे चाहनुहुन्छ त्यति गर्नुहुन्छ

स्वर्गको शक्ति भन्दा ठूला कोही पनि छैन

उहाँले भन्नुहुन्छ, स्वर्गको शक्तिलाई

कसैले पनि रोक्न सक्तैन

उहाँको सशक्त हातले जे गर्छ

यसमाथि कुनै प्रश्न नै उठ्दैन।

36 त्यस समयमा परमेश्वरले मेरो बुद्धि मलाई फेरि दिनु भयो। अनि एउटा राजाको रूपमा मेरो मान, सम्मान अनि शक्ति फेरि फर्काई दिनुभयो। मेरो सल्लाहकार अनि राजकीय मानिसहरू फेरि मकहाँ आए। म फेरि पहिलाको भन्दा पनि महान अनि शक्तिशाली राजा भएँ।

37 त्यस पछि म नबूकदनेस्सर स्वर्गको राजाको स्तुति गर्छु तथा उहाँलाई सम्मान अनि महिमा प्रदान गर्छु। उहाँले जे भन्नुहुन्छ ठीक भन्नुहुन्छ, उहाँ सधैं न्यायपूर्ण हुनुहुन्छ, उहाँमा अहंकारहरूलाई विनम्र प्रदान गर्ने क्षमता छ।

5

भितामा लेखिरहेको

- 1 राजा बेलसजरले आफ्ना 1,000 अधिकारीहरूलाई राजकीय भवनमा ठूलो भोज दिए अनि ती अधिकारीहरूले दाखरस पिउन थाले।
- 2 दाखरस पिउनेको बेला बेलसजरले आफ्नो सेवकहरूलाई सुन र चाँदीको प्याला ल्याउन हुकुम गरे जुन प्याला उनका बाजेले यरूशलेमको मन्दिरबाट ल्याएका थिए। नबूकदनेस्सरले चाहन्थे कि शासकहरू, तिनका पत्नीहरू, तथा दासीहरूले यो प्यालामा दाखरस पिउन्।
- 3 जब तिनीहरूले त्यो सुनको प्याला ल्याए जुन यरूशलेमको परमेश्वरको मन्दिरबाट ल्याइएको थियो। राजा अनि उसका अधिकारीहरू, पत्नीहरू तथा दासीहरूले त्यो प्यालामा दाखरस हालेर दिए।
- 4 तिनीहरूले दाखरस दिए त्यस पछि उनीहरूले पूजा गर्ने सुन, चाँदी काँसा, फलाम, काठ र ढुङ्गाको देवताहरूको प्रशंशा गर्न थाले।
- 5 त्यस समयमा अचानक एकजना मानिसको हातको औंलाले सामदानको अधि महलको भित्तामा केही लेखि रहेको देखियो। राजाले भित्तामा लेखिरहेको हात देखे।
- 6 यो देखेर राजा बेलसजर भयभीत भए र तिनको अनुहारको रंग पहेंलो भयो र हात खुट्टा गलेर थरथर काम्न थाले।
- 7 अनि राजा चिच्याए बाबेलका तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूलाई ल्याउन पठाए। तिनले बाबेलको ज्ञानी पुरुषहरूलाई भने, “जसले यो लेखोट पढेर मलाई त्यसको अर्थ खोलिदिन्छ, त्यसलाई बैजनी लुगा र सुनको हार पहिराइनेछ र यस राज्यको दर्जामा त्यो तेष्रो गनिने छ।”
- 8 त्यस पछि सबै ज्ञानी पुरुषहरू राजाकहाँ आए, तर कसैले पनि त्यो लेखोट पढ्न सकेनन्।
- 9 यसकारण राजा बेलसजर साहै डराए अनि चिन्तित भए। अनि उनका सबै हाकिमहरू पनि चिन्तित भए।
- 10 राजा र अधिकारीहरूको हल्ला-खल्ला सुनेर राजमाता भोजमा आइन् र राजमाताले भनिन्, “राजा अमर रहनु। नडराऊ।
- 11 तपाईंको राज्यमा एउटा यस्तो मानिस छ, जसमा पवित्र देवताहरूको आत्मा छ। तपाईंको पितामहको पालामा तिनमा उत्तम समझ र देवताको ज्ञान भएको पाइयो। यसैले तपाईंको पितामह नबूकदनेस्सरले तिनलाई जादूगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूका प्रधान नियुक्त गरिदिए।
- 12 यिनी दानियल, जसलाई राजाले बेलसजर नाउँ राखिदिए, खुबै उत्तम आत्मा, बुद्धि र समझ भएका सपनाको अर्थ खोल्ने, अड्को फुकाउने र समस्याहरू हल गर्ने ज्ञान भएका छन्। अब यिनै दानियललाई बोलाउन पठाऊ, र तिनले अर्थ खोलिदिनेछन्।”
- 13 त्यस पछि दानियललाई राजाको अधि पेश गरियो। राजाले दानियललाई भने, “तिमीनि दानियल हो, निकालाबास भएको एक यहूदी, जसलाई राजा, मेरो पितामहले यहूदाबाट ल्याएका थिए।
- 14 मैले तिम्रो विषयमा सुनें। तिमी एकजना त्यस्ता मानिस हो जसमा पवित्र देवताहरूको आत्मा छ। तिमी एकजना त्यस्तो मानिस हो, जसकोमा उत्तम समझ र अचम्मको रहस्य बुझ्ने ज्ञान छ।
- 15 बुद्धिमान पुरुष अनि तान्त्रिकहरूलाई यो भित्ताको लेखोटको अर्थ बताउँनको निम्ति मेरोमा ल्याइयो। म चाहन्थे कि उनीहरूले यसको अर्थ खोल्नु। तर तिनीहरूले भित्ताको लेखोटको व्याख्या गर्न सकेनन्।
- 16 मैले सुनें तिमीले यसको अर्थ खोल्न र व्याख्या गर्न सक्छौ अनि समस्याहरू हल गर्न सक्छौ। हेर, यदि तिमीले यो पढ्न सक्छौ अनि मलाई व्याख्या गर्न सक्छौ भने तिमीलाई बैजनी वस्त्र अनि सुनको हार दिनेछु। साथै तिमी यस राज्यको दर्जामा तेष्रो मानिस गनिनेछौ।”
- 17 त्यस पछि दानियलले उत्तर दिए, “तपाईंको उपहारहरू तपाईंनै राख्नु होस, अनि आफ्ना उपहारहरू अरूलाई नै दिनु होस। तर म यो लेखोट पढेर तपाईंलाई यसको अर्थ खोलि दिन्छु।
- 18 “सर्वोच्च परमेश्वरले तपाईंको बाजे राजा नबूकदनेस्सरलाई एउटा राज्यको महान शक्तिशाली राजा बनाउनु भयो।
- 19 अनि उहाँले दिनु भएको अधिकारले विभिन्न भाषा बोल्ने जाति जातिका मानिसहरू तिनको अधि डरले थरथर काग्थे। आफ्नो इच्छा अनुसार तिनले कसैको प्रण लिन्थे वा जीउंदो राख्थे, पढोन्ति गरिदिन्थे वा पदाच्युत गरिदिन्थे।
- 20 “तर जब नबूकदनेस्सर अट्टेरी, ढिट र अभिमानी भए तब तिनी आफ्नो सिंहासनबाट खसालिए र तिनको गौरव तिनीबाट खोसियो।
- 21 तब नबूकदनेस्सर समाजबाट निकालिए। उनको मन पशुको जस्तै बनाईयो तिनको बसाई जङ्गली गधाहरूसित हुन थाल्यो। अनि गाईले जस्तै घाँस खान थाले। उनको शरीर आकाशको शीतले भिज्यो। उनीमाथि यस्तो हुँदै गयो, फेरि उनलाई ज्ञान भयो कि मानिसको राज्य माथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ अनि साम्राज्यहरूमाथि शासन गर्नको निम्ति उहाँले जसलाई चाहानुहुन्छ त्यसैलाई पठाउनुहुन्छ।
- 22 “अनि तिमी बेलसजर उहाँकै नाति हुनुहुन्छ, तपाईंले यो सबै कुरा जान्दा जान्दै पनि अझै आफ्नो हृदयलाई नम्र बनाउनु भएको छैन।
- 23 होइन, तपाईं नम्र हुनु भएन यसको सट्टामा तपाईं स्वर्गका परमेश्वरको विरुद्धमा खडा हुनुभयो। तपाईंले परमेश्वरको मन्दिरका भौँडा-कुँडाहरू तपाईंकहाँ ल्याउने आज्ञा दिनुभयो, अनि तपाईं र राज भवनका अधिकारीहरू, तपाईंका पत्नीहरू र दासहरूले त्यो भौँडाहरूमा दाखरस पिउनु भयो। तपाईंले दाखरस पिउँदै सुन, चाँदी, काँस, फलाम, काठ अनि ढुङ्गाका देवताहरूको महिमा गर्न थाल्नु भयो। तिनीहरू साँचो देवता होइनन्। तिनीहरूले देख्न सक्तैनन् सुन्न सक्तैनन् तथा केही पनि सोच्न सक्तैनन्। तर तपाईंले परमेश्वरको सम्मान गर्नुभएन जसको शक्तिमा तपाईंको जीवन अनि प्रत्येक कुरा त्यसमाथि निर्भर छ।
- 24 यसैले, परमेश्वरले त्यो हात पठाउनु भयो, जसले भित्तामा लेखोट लेख्यो।
- 25 लेखोट यही हो:

मने, मने, तकेल, पर्सीन।

26 “अनि त्यो लेखोटको अर्थ यो हो:

मने:

अर्थात् तिम्रो राज्यको अन्त हुन्छ, परमेश्वरले त्यति बेला सम्मको दिन गनी सक्नु भएको छ।

27 तकेल:

तिमीलाई तराजुमा जोखियो अनि तिमीलाई घट्टै गएको पाइयो।

28 पर्सीन:

तिम्रो राज्य भाग-भाग गरेर मादी र फारसीहरूलाई दिइने छ।”

29 यस पछि बेलसजरले आज्ञा दिए कि दानियललाई बैजनी लुगा लगाई दिनु अनि गलामा सुनको हार पहिराइयोस अनि तिनी राज्यको तेष्रो दर्जाको मानिस हुनु भनी घोषण गरियो।

30 त्यसै रात कल्दीहरूको राजा बेलसजर मारिए।

31 अनि मादिका राजा दाराले त्यो राज्य लिए, उनी त्यति बेला 62 वर्षका थिए।

6

दानियल अनि सिंहहरू

- 1 सम्पूर्ण उसका राज्यहरूमा शासन गर्न दारालाई 120 जना प्रान्तिय बडा हाकिमहरू नियुक्त गर्न असल लाग्यो।
- 2 उनले तीन जना मंत्रिहरू, सल्लाहाकारहरू नियुक्त गरे, राजाको काममा हानी नहोस् भनि यिनीहरूलाई नै राजालाई खबर दिनको निम्ति प्रान्तिय बडा हाकिम नियुक्त गरियो। यी मंत्रिहरू, सल्लाहाकारहरू मध्ये एक जना दानियल पनि थिए।
- 3 चडै दानियलले आफूलाई राम्रो चरित्र अनि धैर्य योग्यता भएको देखाए। यसकारण, राजाले उनलाई सारा राज्यमा शासक बनाए।
- 4 तर जब अरू पर्यवेक्षकहरू अनि प्रान्त अधिपतिहरूले यो खबर पाए पछि दानियलसँग ईश्या गर्न उनीहरूले दानियलसँग निहं खोज्न थाले, जब दानियल सरकारी कामले कतै जान्थे त्यति बेला उनले गरेको काममा अरूहरूले नजर राख्थे तर पनि उनीहरूले दानियलमा कुनै दोष भेट्टाएनन्। दानियल एकदमै ईमान्दार अनि विश्वासी थिए। उनले राजासँग कुनै प्रकारको छल कपट गरेनन्। उनी एकदमै परिश्रमी थिए।
- 5 यसैले ती मानिसहरूले भने, “अहिले सम्म हामीले दानियलको कुनै दोष भेट्टाउन सकेनौ, यसैले दोष देखाउनको निम्ति यस्तो कुरा खोज्नु पर्छ जुन परमेश्वरको नियमसँग सम्बन्धित होस्।”
- 6 त्यसपछि ती मंत्रिहरू र सल्लाहाकारहरू अनि प्रान्तका बडाहाकिमहरूले राजाकहाँ आएर भने, “राजा दारा अमर रहनु।
- 7 राज्यको हामी सबै मंत्री, शासक, प्रान्तीय बडा हाकिम, भारादार र प्रदेशपालहरू सल्लाह गरेर सहमत भएकाछौं कि राजाले एउटा यस्तो विशेष नियम कायम राख्नुहोस्, अनि प्रत्येक मानिसले त्यो नियम पालन गर्नुपर्ने होस्, यस्तो नियम होस् कुनै पनि मानिसले तपाईंलाई छोडेर अर्को कुनै मानिस अथवा देवताको पूजा तीस दिन सम्म गर्नु भन्ने, त्यसलाई सिंहको खोरमा हालेर मारियोस्।
- 8 अब हे राजा! लिखित रूपमा नियम बनाएर हस्ताक्षर गरिदिनु होस्। त्यो बदली हुन नपाओस्, किनकि मादी र फारसिहरूको नियम न त बदली हुन्छ न त मेटिन्छ।”
- 9 यसैले राजा दाराले यो नियम बनाएर हस्ताक्षर गरे।
- 10 दानियलले प्रत्येक दिन तीन पल्ट परमेश्वरलाई प्रार्थना गर्थे, प्रत्येक दिन तीन पल्ट दानियल घुँडा टेकेर परमेश्वरको प्रार्थना अनि प्रशंसा गर्थे जब दानियलले यो नयाँ नियमको विषयमा सुने ऊ उसको घरमा गए। दानियल उसको घरको छतमाथि गए। दानियल इयालतिर गए त्यो यस्तोलेमपट्टि खोलिएको थियो। तब दानियलले सधैं जस्तै उनको घुँडा टेकेर प्रार्थना गरे।
- 11 उनका दुश्मनहरूले दानियललाई पक्रने मौका हेरिरहेका थिए र दानियललाई परमेश्वरको प्रार्थना गर्दै गरेको भेट्टाए।
- 12 त्यसपछि उनीहरू राजा भएकहाँ आएर उनलाई त्यो नियमको विषयमा सम्झना गराए। “हे राजा! तपाईंले यस्तो कानून बनाउनु भएको होइन कि तीस दिनभित्र तपाईंलाई बाहेक कसैले अरू कुनै देवता वा मानिसलाई बिन्ति प्रार्थना गर्नु भन्ने त्यसलाई सिंहको खोरमा हालिने छ?”
- 13 राजाले जवाफ दिए, “हो यो निश्चय गरिएको हो। मादि र फारसीहरूको कानून स्थायी हुन्छ।”
- 14 यसपछि तिनीहरूले राजालाई भने, “निकालावास भएको यहूदीहरू मध्ये एकजना दानियलले तपाईंले बनाउनु भएको कानूनको वास्ता गरेनन्। तिनले आफ्ना परमेश्वरलाई दिनमा तीन पल्ट बिन्ती प्रार्थना गर्छन्।”
- 15 जब राजाले यो खबर सुने तिनी अत्यन्तै दुःखी भए, लगत्तै उनले दानियललाई बँचाउने चेष्टा गरे। उनले सूर्यास्त नहुञ्जेलसम्म दानियललाई बचाउने चेष्टा गरे।
- 16 तब मानिसहरूले मौका पाए अनि राजाकहाँ आएर भने, “हे महाराज तपाईंलाई यो थाहा छ कि मादीहरूको र फारसीहरूको कानून कहिले पनि बदली हुँदैन, राजाले यो कानून बदली गर्न सक्नेनन्।”
- 17 त्यसपछि तिनीहरूलाई दानियललाई सिंहको खोरमा फ्याँक्ने आदेश दिए। राजाले दानियललाई भने, “म विश्वास गर्छु परमेश्वरले जसलाई तिमी सधैं आराधना गर्छौ, तिमीलाई बचाउन।”
- 18 त्यसपछि तिनीहरूले एउटा ठूलो ढुङ्गा ल्याएर सिंहको खोरमा राखे अनि राजाको लाल मोहर, मन्त्रि र शासकहरूको लाल मोहर लगाई दिए जसद्वारा त्यो ढुङ्गालाई कसैले हटाउन अनि खोरबाट दानियललाई बचाउन नसकोस।
- 19 तब राजा दारा आफ्नो महलमा गए। तिनीले त्यो रात खाएनन् अनि सुतेनन् र कसैलाई पनि त्यहाँ आउन दिएनन्।
- 20 बिहान झिसमिसे उज्यालोमा राजा उठेर डरले काम्दै सिंहको खोरमा गए।
- 21 राजा खोरको छेउमा गएर दानियललाई कराए भने, “हे दानियल जीवित परमेश्वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई बचाउन सक्नु भयो?”
- 22 दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहनु।
- 23 मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।”
- 24 त्यसपछि राजा अत्यन्तै खुशी भएर दानियललाई खोरबाट निकाल्ने हुकुम दिनुभयो। दानियल खोरबाट निकालिए अनि तिनमा कुनै प्रकारको चोट लागेको पाएनन्, किनभने उनले परमेश्वरमाथि विश्वास गर्थे।
- 25 त्यसपछि राजाले तिनीहरूलाई हुकुम दिनु भयो जसले दानियललाई दोष दिएका थिए अनि सिंहको खोरमा हाल्न लगाए। तिनीहरूका पत्नी र छोरा-छोरीहरू समेत सिंहको खोरमा हालिए। तिनीहरू तल खोरको मुखमा पुग्दा नपुग्दै सिंहहरूले झम्टेर तिनीहरूका हड्डी समेत कर्कश कुरूक पारेर खाइहाले।
- 26 त्यसपछि राजा दाराले सारा पृथ्वी भरि बसे विभिन्न भाषा बोल्ने, विभिन्न जातिका मानिसहरूलाई एउटा श्भ-कामना चिट्ठी लेखे:

तिमीहरूलाई शान्ति होस्;

26 म एउटा नयाँ नियम बनाउँदैछु मेरो राज्यमा हरेक मानिसले दानियलका परमेश्वरको डर मानुन र आदर गर्नु।

दानियलका परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ:

उहाँ सदा-सर्वदा जीउनु हुन्छ,

उहाँको राज्य कहिले अन्त हुनेछैन

अनि उहाँले सधैं राज्य गर्नुहुन्छ।

27 परमेश्वर रक्षक र उद्धारकर्ता हुनुहुन्छ,

स्वर्ग अनि पृथ्वीमाथि परमेश्वरले आश्चर्यपूर्ण काम गर्नुहुन्छ।
अनि उहाँ मात्र एक शक्तिशाली हुनुहुन्छ जसले दानियललाई सिंहको मुखबाट बचाउनु भयो।

28 यस प्रकारले दाराले राज्यमा शासन गर्नुजेल अनि फारसमा राजा कोरिसको राज्य रहनुजेल यिनै दानियलको उन्नति भइरह्यो।

7

चारवटा जनावरहरूको विषयमा दानियलको सपना

1 बाबेलको राजा बेलसजरको शासन कालको पहिलो वर्ष दानियल आफ्नो ओछ्यानमा सुतिरहेको बेला सपनामा एउटा दर्शन देखे। उनले तुरन्तै त्यो सपना लेखे, त्यसको प्रमुख विवरण र विशेषताहरू

2 दानियलले भने, “राती मैले वरिपरि हावा चलिरहेको एउटा दर्शन पाएँ, हावाले सागर उचालिएको थियो।

3 तब मैले चारवटा ठूलूला पशुहरू समुद्रबाट बाहिर आइरहेको देखें। तिनीहरू चार विभिन्न प्रकारका पशुहरू थिए।

4 “तिनीहरूमध्ये पहिलो पशु सिंह जस्तै थियो तर त्यसका पंखेटाहरू चीलका जस्तै थिए। मैले त्यो पशुको पंखेटाहरू उखेलिएको देखें। अनि त्यो जमीनमा मानिस जस्तै दृढ़ खुट्टामा उभियो अनि त्यसलाई मानिसको मन दिइएको थियो।

5 “तब मैले भाल जस्तै अर्को एउटा पशु देखें। त्यसले शरीरको एक भाग उठाएर उभिएको थियो। यसका दाँतहरूको बीचमा तीनवटा कुरड्याहरू थिए। त्यस भाललाई आदेश दिइयो ‘उठ अनि तैलाई जति चाहिन्छ सबै मासु खा।’

6 “त्यसपछि मैले देखें त्यहाँ मेरो सामुन्ने अर्को पशु थियो। त्यो एउटा चितुवा जस्तो थियो अनि त्यसका चारवटा पंखेटाहरू अनि चारवटा टाउकाहरू थिए। यसलाई शासन गर्ने अधिकार स्वीकार गरिएको थियो।

7 “यसपछि मैले चौथो पशु मेरो दर्शनमा पाएँ। त्यो एउटा सड्डे डरलाग्दो हिंस्रक पशु थियो। यो फलामको लामो दाँत भएको सड्डे बलियो थियो। यसले आफ्नो शिकार टुक्रा-टुक्रा पाउँदै खाँदै थियो। खाइसके पछि यसले आफ्नो बाँचेको शिकार कुल्चियो। त्यो पशु मैले सपनामा देखेको अरू पशुहरू भन्दा एकदमै बेग्लै थियो। त्यसका सिङ्गाहरू दशवटा थिए।

8 “अहिले म त्यो सिङ्गाको विषयमा नै सोच्दै थिएँ, हेर्दा हेर्दै अर्को सीङ उभियो ती सीङहरूको बीचमा त्यो सीङ अरू सीङहरू भन्दा एकदमै सानो थियो। यो सीङमा मानिसको जस्तो आँखा थियो। यो सानो सीङमा एउटा मुख पनि थियो अनि स्वयंले प्रशंसा गरिरहेको थियो। यो सानो सीङले अरू तीनवटा सीङहरूलाई उचालेर फ्याँकि दियो।

चौथो जनावरको न्याय

9 “मैले हेर्दा हेर्दै त्यसको ठाउँमा सिंहासन राखियो
अनि त्यसमा प्राचीन राजा बसु भयो।

उहाँले हिँड जस्तो सेतो लुगा लगाउनु भएको थियो,
अनि कपाल सेतो ऊन जस्तो थियो।

उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला जस्तै थियो
र त्यसको चक्काहरू दन्केको आगो जस्ता थिए।

10 उहाँको छेउमा एउटा

आगोको खोला बगेर आयो।

हजारौँ-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए।

दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए।

तब न्यायधीश न्याय दिन बसे

अनि किताबहरू खोले।

11 “मैले हेरिरहेको थिएँ कि त्यो सानो सीङले अभिमानी शब्दहरू प्रयोग गरिरहेको थियो। त्यसैले कठोर जनावरले त्यो चौथो जनावरलाई मारिदियो अनि त्यसको शरीर बल्दै गरेको आगोमा फ्याँकिदियो।

12 अरू जनावरहरूको सर्वाधिकार खोसियो, ता पनि केही समय सम्म तथा ऋतुका निम्ति तिनीहरूलाई अन्न बाँच दिइयो।

13 “मैले राती मेरो दर्शनमा हेरिरहेको थिएँ अनि मैले आकाशको बादलमाथि मानिसको पुत्र जस्तै कोही आउँदै गरेको देखें। उहाँ त्यहाँ प्राचीन राजाकहाँ आउनु भयो अनि उहाँको सामु उपस्थित गराइयो।

14 “एउटा मनुष्य जस्तो देखिने मानिसलाई अधिकार, महिमा अनि सम्पूर्ण शासन गर्ने शक्ति दिइयो। प्रत्येक जाति र भाषाबाट मानिसहरूले उहाँको आराधना गर्नेछन्। उहाँको शासन सदा-सर्वदा रहनेछ। उहाँको राज्य लगातार सदा-सर्वदा रहनेछ। त्यो नष्ट हुनेछैन।

चौथो पशुको विषयमा व्याख्या गरिएको

15 “मेरो आत्मा मभित्र व्याकुल भयो कारण मैले पाएको दर्शनले नै म डराएँ।

16 त्यहाँ उभिनैहरू मध्ये एकजनाकहाँ म गएँ र तिनलाई यी सबैका विषयमा सोधें अनि उहाँले मलाई अर्थ बताई दिनुभयो।

17 उहाँले भन्नु भयो, ‘ती चारवटा डरलाग्दा पशुहरूले चार राज्यहरूको प्रतिनिधित्व गर्छन् जो पृथ्वीमा उदय हुनेवाला छ।

18 तर सर्वाच्चका पवित्र जनहरूले राज्याधिकार पाउनेछन् र सदा सर्वदाका निम्ति त्यो कायम रहने छ।’

19 “त्यसपछि त्यो चौथो जन्तुको अर्थ जान्ने मलाई इच्छा भयो। त्यो अरूहरू भन्दा बेग्लै थियो जुन अत्यन्तै डरलाग्दो थियो। त्यसका फलामका दाँतहरू र काँसाको नङ्गाहरू थिए र जसले सबै कुरा चबाएर निल्थ्यो र बाँकी रहेको खुट्टाले कुल्चिन्थ्यो।

20 त्यसको टाउकोमा दशवटा सीङहरू थिए अनि बीचमा अर्को सीङ उभियो। त्यस सीङले अरू दशवटा सीङहरूबाट तीनवटा उखेल्यो। त्यस सीङको यमण्डलित बोलन एउटा आँखा एउटा मुख थियो। यो अरू सीङहरू भन्दा ठूलो देखिन्थ्यो। म यस दर्शनको विषयमा जान्न चाहन्थेँ।

21 मैले हेर्दा हेर्दै त्यो सीङले पवित्र मानिसहरूसँग युद्ध अनि अरू माथि आक्रमण गर्न शुरू गर्‍यो।

22 जब सम्म त्यो अति प्राचीन राजा आएर न्याय गरेनन्, प्राचीन राजाले सीङको न्यायको घोषणा गरे अनि ती पवित्र जनहरूले राज्य अधिकार प्राप्त गर्ने समय आयो।

23 “उहाँले मलाई यो जवाफ दिनुभयो ‘चौथो डरलाग्दो पशुले एउटा अर्को चौथो राज्यको प्रतिनिधित्व गर्छ। यो अरू राज्यहरू भन्दा बेग्लै हुनेछ। यस चौथो राज्यले समस्त पृथ्वीलाई निल्नेछन्, यसलाई कुल्चेर धूलो-पीठो पार्नेछ।’

24 त्यो दशबटा सीडले दशजना राजाहरू यस राज्यबाट खडा गर्नेछ। अनि त्यसपछि अर्को एउटा राजा खडा हुनेछ। त्यो चाहिँ अधिका राजाहरू भन्दा बेग्लै हुनेछ। त्यसले तीन राजाहरूलाई परास्त गर्नेछ।

25 त्यसले सर्वाच्चको विस्दामा नै बोल्नेछ, सर्वाच्चका पवित्र जनहरूलाई धुजा-धुजा पार्नेछ। त्यसले तोकिएको समय र व्यवस्थाहरू बदल्ने विचार गर्नेछ अनि पवित्र जनहरूले त्यसको शक्तिमा, साढे तीन वर्ष राज्यको शक्ति सुम्पिदिनेछन्।

26 “तब न्यायको दरवार बग्नेछ र आखिरमा त्यसलाई शेष पार्न त्यसको सर्वाधिकार खोसिने छ।

27 अनि राज्यधिकार र सर्वाधिकार र स्वर्ग मुनिका सारा राज्यहरूको महिमा सर्वाच्चका पवित्र जनहरूलाई दिइनेछ। तिनीहरूको राज्यधिका सदा सर्वदा हुनेछ। अनि सर्वाधिकार राख्नेहरूले तिनीहरूकै सेवा गर्नेछन् र तिनीहरूकै आज्ञा पालन गर्नेछन्।”

28 “विवरण यही अन्त हुन्छ। म दानियल चाँहि मेरो विचारले गर्दा सधैं डराउँ, र मेरो अनुहारको रंग पहेंलो भयो र मैले यो कुरा आफ्नो मनमै राखें।”

8

एउटा भेडा अनि एउटा बोकोको विषयमा दानियलको दर्शन

1 बेल्सजर राजाको शासनकालको तेस्रो वर्षमा मैले यो दर्शन देखें। यस दर्शन त्यो दर्शन पछिको दर्शन हो।

2 मैले यो दर्शनमा देखें कि म शशन शहरमा थिएँ। शशन एलाम प्रान्तको राजधानी थियो। मेरो दर्शनमा म ऊलै नदीको किनारमा थिएँ।

3 मैले माथि आँखा उठाएँ हेरेँ, ऊलै नदीको किनारमा साँढे भेडो उभिरहेको थियो। त्यसका दुइवटा लामो सीडहरू थिए एउटा भन्दा अर्को लामो थियो। लामो सीड पछि उम्रेको थियो।

4 मैले भेडोलाई पश्चिम, उत्तर अनि दक्षिणका कुनाहरूमा यसले सीङ्गौरी खेलै दगुरी रहेको देखें। अनि त्यसको शक्तिबाट कसैलाई छुटाउन सक्नेन थियो। यसको आफ्नो शक्तिलाई इच्छा अनुसार प्रयोग गर्थ्यो।

5 मैले उत्तर, पश्चिम अनि दक्षिणमा चीजहरूमा त्यो भेडाका सिँगहरू टोकिँदै गरेको देखें। अनि अरू पशु यसको छेउमा उभिन सकेनन्। अनि कसैले तिनीहरूलाई यसको शक्तिबाट बचाउन सकेनन्। यसले आफ्नो क्षमता आफूले चाहे जस्तै देखायो।

6 अनि बोको दुइवटा सीड भएको भेडाकाहाँ आयो। (यो त्यही भेडो थियो जुन मैले ऊलै नदीको किनारमा देखेको थिएँ।) अनि बोको एकदमै रिसाएर भेडोतिर कुदयो।

7 मैले बोकोलाई भेडातिर कुदँदै गरेको देखें। अनि बोकोले भेडोलाई हान्यो भेडोका दुइवटा सीड भाँचिदियो। बोकोसित भेडोको सामना गर्न शक्ति थिएन। बोकोले भेडोलाई भईमा लडायो अनि त्यसलाई कुल्चियो। भेडालाई बचाउने त्यहाँ कोही थिएन।

8 यसपछि त्यो बोको एकदमै शक्तिशाली भयो। तर जब त्यो शक्तिशाली भयो त्यसको सीङ्गा भाँचियो अनि फेरि त्यो ठूलो सीडको ठाँउमा चार वटा सीड उम्रिए। ती चारैवटा सीड अलग्गै देखिन्थ्यो अनि चारै दिशा पट्टि फर्किएको थिए।

9 फेरि त्यो चारै सीडहरू मध्ये एउटा सानो सीड उम्रियो। त्यो सानो सीड बढेर ठूलो भयो। यो दक्षिण पूर्वतिर बढेर गयो। यो सीड सुन्दर भूमि पट्टि बढेर गयो।

10 त्यो सानो सीड बढेर आकाश छुन पुग्यो। त्यसले धेरै तारा र ग्रहहरूलाई पनि पृथ्वीमा झारी दियो।

11 सानो सीड बढेर अग्लो भयो। यो बढेर घाम भन्दा अग्लो भयो। मन्दिरमा चढाउने दैनिक बलि पनि सीडले रोकिदियो।

12 अनुचित रीतिले नै जन-समुदाय अनि दैनिक भेटीहरू त्यस समक्ष त्यसले चाहे अनुसार गर्न सुम्पियो। यसले सत्यलाई भईमा फर्काइदियो। त्यो आफ्नो प्रत्येक कार्यमा सफल भयो।

13 फेरि मैले कुनै पवित्र मानिसहरू मध्ये एकजनाले बोल्दै गरेको सुनेँ। तब अर्कोले पहिलो पवित्र मानिसलाई उत्तर दिँदै थियो। पहिलो पवित्र मानिसले भन्यो, “कहिल्यै सम्म यी कुराहरू भई रहनेछन्? दैनिक बलियो यो दर्शन, विनाशी पाप जसले नष्ट पार्छ पुण्यस्थलको नियन्त्रण अनि जनसमुदायलाई सुम्पिन्छ?”

14 अर्को पवित्र एकले गने “यो 2,300 दिनको निम्ति हुनेछ। तब पवित्र स्थान स्थापना गरिनेछ।”

दानियललाई दर्शन उल्टा गरियो

15 जब म दानियलले यो दर्शन देखें म यो बुझ्नको निम्ति कराएँ। अनि अचानक मानिसको रूप भएको एकजना मेरो छेउमा उभिरहेको देखें।

16 त्यसै बेला मैले ऊलै नदीको किनारबाट मलाई बोलाउँदै गरेको मानव स्वर सुनेँ। स्वरले भन्यो, “हे गाब्रियल! यस मानिसलाई दर्शनको अर्थ व्याख्या गरिदेऊ।”

17 त्यसपछि तिनी म उभिएको ठाँउमा आए, ऊ आउँदा म डरले घोप्टो परें। तर उसले मलाई भन्यो, “हे मानिसको पुत्र! यो सम्झ कि यो दर्शनले अन्तको समयलाई संकेत गर्दै छ।”

18 ऊ बोल्दा बोल्दै म भुँइमा अचेत भएर लडें। तर उसले मलाई समातेर म उभिएकै ठाउँमा फेरि उभ्याए।

19 गाब्रियलले भने, “हेर म तिमीलाई भन्छु क्रोधको अन्त के हुनेछ। किनभने तोकिएको समयमा अन्त हुनेछ।

20 “तिमीले देखेको दुइ सीडे साँढे भेडा मादी देश र फारस देशका राजाहरू हुन्।

21 त्यो बोको चाँहि यूनानीहरूको राज्य हो। अनि त्यसको निधारको ठूलो सीड चाहिँ प्रथम राजा हो।

22 त्यो भाँचिएको सीडको सट्टामा उम्रेका चार सीडहरू चाँहि चार राज्यहरू हुन्, जुन त्यस जातिबाट खडा हुनेछन्। तर तुलनामा त्यसको जतिकै पराक्रम हुनेछैन।

23 “यी राज्यका अन्तिम दिनहरूमा जब तिनीहरूको पाप चरमसीमा मा पुगेको हुन्छ, तब एउटा क्रूर निष्ठुर र युद्धकलामा निपुण राजा देखा पर्नेछ।

24 त्यसको शक्ति महान हुनेछ, त्यसले अवर्णनीय विध्वंस ल्याउने छ। आफूले गरेको जुनसुकै काममा त्यो सफल हुनेछ। त्यसले ठूला-ठूला जाति र पवित्र मानिसहरूमा विध्वंस ल्याउने छ।

25 “त्यसको मन निरन्तर क्रियाशील रहनेछ, र आफूले रचेको चतुर षड्यन्त्रमा त्यो सफल हुनेछ। त्यसले ठूला ठूला युक्तिहरू रचनेछ। तिनीहरूले नचिताएको समयमा त्यसले तिनीहरूमाथि धेरै विध्वंस ल्याउनेछ। त्यसले प्रधानहरूका प्रधानलाई पनि धाक दिनेछ तर कुनै मानिसको हात विनाग्ने त्यो ढल्नेछ।

26 “साँझ र बिहानको विषयमा दिइएको यो प्रकाश सत्य छ, तर यो दर्शन तिमीले गुप्त राख्ने पछि, किनभने त्यसले धेरै पछि आउने दिनहरूलाई संकेत गर्छ।”

27 त्यसपछि मेरो शक्ति हरायो। केही समय सम्म म बिमारी भइरहें। तब म उठेर फेरि राजाको काममा लागें। तर त्यस दर्शन ले गर्दा म डराई रहें र कसैले मलाई त्यो बुझाउन सकेन।

9

दानियलको प्रार्थना

1 राजा दाराको शासनकालको पहिलो वर्षको समयमा यो घटना घटेको थियो। दारा अहासुरस नाउँ भएका एकजना मानिसको पुत्र थिए। दारा मादीका मानिसहरूसँग सम्बन्धित थिए। उनी बाबेलको राजा भए।

2 दाराको राज्य कालको पहिले वर्षमा म दानियल केही पुस्तकहरू पढिहेको थिएँ। ती पुस्तकहरूमा मैले देखें कि परमप्रभुले यर्मियाहलाई यो बताउनु भयो कि यरूशलेम पुननिर्माण कति वर्ष पछि हुन्छ? परमप्रभुले भन्नु भएको थियो यसभन्दा पहिला को यरूशलेम फेरि बनाउनु, सतरी वर्ष लाग्नेछ।

3 तब म फेरि परमेश्वर मेरा मालिकपट्टि फर्किँएँ अनि सहायताको निम्ति प्रार्थना गरेँ। मैले खाना खान छोडें अनि यस्तो लुगा लगाएँ जसबाट यो बुझियोस् कि म दुःखी छु। मैले आफ्नो टाउकोमा धूलो हालें।

4 मैले परमप्रभु मेरो परमेश्वरलाई प्रार्थना गरेँ। मैले मेरा सबै पापहरूको विषयमा उहाँलाई मैले भनें,

“हे परमप्रभु तपाईं महान अनि भय योग्य परमेश्वर हुनुहुन्छ। तपाईंसित प्रेम गर्ने मानिसहरूसित तपाईंले प्रेम अनि दया गर्नुहुन्छ। तपाईंले तपाईंको करार मानिसहरूसित राख्नु हुन्छ जसले तपाईंको आज्ञाहरू पालन गर्छन्।

5 “तर परमप्रभु हामी पापी हौं। हामीले नराप्नो कर्म गर्यौं, कुकर्म गर्यौं, तपाईंको विरोध गर्यौं र तपाईंको निष्पक्ष न्याय अनि आदेशबाट टाढा गयौं।

6 तपाईंका दास अगमवक्ताहरू, हाम्रा राजाहरू, शासकहरू, पिता पुर्खाहरू अनि देशका सबै मानिसहरूसँग तपाईंको नाउँमा बोलेका थिए! तर हामीले तिनीहरूको कुरा सुनेनौं।

7 “हे परमप्रभु, तपाईं असल हुनुहुन्छ अनि सदचरित्ता तपाईंकै हो! तर आज लाज हाम्रो हो। लाज यहूदा र यरूशलेमका मानिसहरूबाट हो। लाज इस्राएलका सबै मानिसहरूको हो। मानिसहरू जो नजिकमा छ। अनि मानिसहरू त्यसको टाढामा छन्। परमप्रभु तपाईंले ती मानिसहरूलाई धेरै जातिहरूको बीचमा छरपष्ट पार्नु भयो। अनि ती देशमा भएका इस्राएलका मानिसहरू लज्जित हुनुपर्छ। तिनीहरूले तपाईंको विस्मृता नराप्नो काम गरेका हुनाले तिनीहरू लज्जित हुनुपर्छ, परमप्रभु!

8 “हे परमप्रभु हामी सबै लज्जित हुनु पर्छ। हाम्रो सबै राजाहरू र अगुवाहरू लज्जित हुनु पर्छ। हाम्रो पिता-पुर्खाहरू लज्जित हुनु पर्छ। किन? किनभने हामीले तपाईंको विस्मृता पाप गरेका छौं, परमप्रभु!

9 “तर हे परमप्रभु तपाईं दयालु हुनुहुन्छ। तिनीहरूले गरेको नराप्नो कार्यहरूका निम्ति तपाईंले मानिसहरूलाई क्षमा दिनुहुन्छ। अनि हामी तपाईंको विस्मृता बागी भएका छौं।

10 हामीले परमप्रभु हाम्रा परमेश्वरको आज्ञा पालन गरेका छैनौं। परमप्रभुले उहाँका दासहरू, अगमवक्ताहरू प्रयोग गरेर हामीहरूलाई नियमहरू दिनुभयो तर हामीले उहाँको नियमहरू पालन गरेनौं।

11 तपाईंको वचन पालन नगरेर सारा इस्राएलीहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन् अनि त्यसदेखि तर्ककाछन्। परमेश्वरको दास मोशाको व्यवस्थामा देखाईएका आज्ञा र तोकिएका सराप हामीमाथि पानी झैँ खनिएकाछन्, किनकि हामीले उहाँको विस्मृता पाप गर्यौं।

12 “हामीमाथि र यरूशलेममाथि संसारमा कहिल्यै नभएको विपत्ति ल्याएर हामी र हाम्रा शासकहरूको विषयमा भन्नु भएका सबै कुरा तपाईंले पूरा गर्नुभएको छ।

13 हामीमाथि आएका सबै विपत्तिहरू मोशाको व्यवस्थाको पुस्तकमा पहिलानै लेखिएका थिए तर पनि हामीले आफ्ना परमेश्वरको सम्मानमा केही गरेका छैनौं। आफ्नो अधर्मको कामबाट हामीले फर्काताप गरेनौं तपाईं आफ्नो वचनमा प्रतिबद्ध हुनुहुन्छ भन्ने कुरामा हामीले ध्यान दिएनौं।

14 यसकारण परमप्रभुले आफ्नो समयमा यो विपत्ति हामीमाथि ल्याउनु भयो। आफूले गर्नु भएका सबै कुरामा परमप्रभु हाम्रा परमेश्वर ठीक हुनुहुन्छ तर पनि हामीले उहाँको आज्ञा पालन गरेका छैनौं।

15 “अब परमप्रभु हाम्रो परमेश्वर जसले आफ्नो लोकलाई शक्तिशाली हातद्वारा मिश्र देशबाट निकालेर ल्याउनु भयो र आजको दिनसम्मै कायम रहने नाउँ राख्नु भएकोछ हामीले पाप गरेका छौं।

16 हे परमप्रभु! तपाईंको दया, उद्धारको राम्रो कामहरूद्वारा आफ्नो शहर पवित्र डाँडा यरूशलेमबाट आफ्नो क्रोध र रीस हटाउनु होस्। हाम्रा पाप र हाम्रा पिता-पुर्खाहरूको दोषले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा सबै छिमेकीहरूका बीचमा हामी लज्जित भएकाछौं।

17 “अब हाम्रो परमप्रभु हाम्रो प्रार्थना सुन्नुहोस्। म तपाईंको दास हँ सहायताको निम्ति मेरो प्रार्थना तिनीहरूको पवित्र स्थानका निम्ति असल कुराहरू गर्नुहोस्। त्यो भवन नष्ट भएको थियो। तर मालिक, तपाईं आफ्नै राम्रोको निम्ति यी असल कुराहरू गर्नुहोस्।

18 मेरो परमेश्वर आफ्नो कान थापेर सुन्नुहोस्, आफ्नो आँखा खोल्नुहोस् र हाम्रो उजाड अवस्थामाथि र तपाईंको नाउँ भएको शहरमाथि निगाह राख्नुहोस्। हाम्रो आफ्नै धार्मिकता द्वारा होइन, तर तपाईंको असीम दयाद्वारा तपाईंका सामुने हामी आफ्नो अन्तर-बिन्ती टक्काउँदछौं।

19 हे परमप्रभु! सुन्नुहोस्, मेरा परमेश्वर हाम्रो पाप क्षमा गर्नुहोस्, मेरो परमेश्वर हाम्रो प्रार्थना सुनेर त्यस अनुसार गरिदिनु होस्। किनभने यो तपाईं आफ्नो भलाईको निम्ति गर्नुहोस्, दिलो नगर्नुहोस्, तपाईंको शहर र तपाईंको नानिस तपाईंकै नाउले कहलाइएकोछन्।”

70 हप्ताको विषयमा दर्शन

20 यसरी म बोल्दै, प्रार्थना गर्दै मेरो आफ्नो पाप र मेरा जाति इस्राएलीको पापको फर्काताप गर्दै र उहाँको पवित्र डाँडाको पक्षमा परमप्रभु मेरो परमेश्वरको सामु मेरो अन्तर-बिन्ती टक्काइहेको थिएँ।

21 जतिबेला म प्रार्थना गरिरहेको थिएँ तब तिनै मानिस गाब्रिएल, जसलाई मैले अघि दर्शनमा पनि देखेको थिएँ, सांझको बलिदानको समयमा चौँडा गरी उड्दै मेरो छेउमा आए।

22 स्पष्टसित बोल्दै तिनले मलाई बुझाए, तिनले भने, “दानियल अहिले म तिप्रो समझ खोलिदिनलाई आएको छु।

23 जब तिमीले आफ्नो बिन्ती शुरू गरिरहेका थियो तब एउटा वचन आयो। म तिमीलाई त्यही दिनलाई आएको छु, किनभने तिमी अति प्रिय मानिस छौ। त्यो वचन राम्ररी विचार गर, त्यस दर्शनलाई विचार गर।

24 “तिप्रो जाति र तिप्रो पवित्र शहरको निम्ति सतरी हप्ता तोकिएको छ। त्यसपछि विद्रोह थामिनेछ, पापको अन्त हुनेछ, दोषको प्रयाश्चित गरिनेछ। अनन्तको पवित्रता शुरू हुनेछ, दर्शन र भविष्यवाणी अन्त हुनेछ अनि सबै भन्दा पवित्रस्थान पवित्र तुल्याइनेछ।

25 “त्यसपछि यो जान र बुझ, यरूशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषिक्त जन, एक राजकुमार देखा परेको समय सम्म सात हप्ता बिग्रेछ। त्यसपछि बैसठ्ठी हप्ता सम्म गल्ली र नाला समेत पुनर्प्राप्ति र पुनर्निर्माण भइसकेको अवस्थामा रहनेछ।

26 त्यस समयमा अर्थात् बैसठ्ठी हप्तापछि अभिषेक गरिएको मानिस हटाइनेछ। त्यसपछि एकजना राजकुमारको सेनाले आक्रमण गर्नेछ अनि शहरका पवित्र स्थान ध्वंस गर्नेछ। तब त्यहाँ ठूलो युद्ध हुनेछ अनि सम्पूर्ण ध्वंसको योजना बनाइनेछ।

27 “तब भविष्यका शासकले धेरै मानिसहरूसित सम्झौता गर्नेछ। यो एक हसा सम्म चल्नेछ। आधा हसा सम्मको निम्ति भेटी अनि बलिदानहरू रोकानेछ। अनि एकजना विध्वंशक आउनेछ। उसले डारलागो विनाशक कर्महरू गर्नेछ। तर परमेश्वरले त्यस विध्वंशको ध्वंशका निम्ति आदेश दिइसक्नु भएकोछ।”

10

टाइग्रिस नदी छेउमा दानियलको दर्शन

1 कोरैसको शासनकालको तेस्रो वर्षमा कोरैस फारसको राजा थिए भन्ने खबर दानियलले पाए। खबर साँचो थियो अनि यो एउटा ठूलो युद्धको विषयमा थियो। दानियलले त्यो बुझिहाले। यो कुरा एउटा दर्शनमा उसलाई बताइएको थियो।

2 त्यस समय, म दानियल तीन हप्ता सम्म दुःखी भएँ।

3 मैले राम्रो खाने कुरा खाइनँ, मैले कुनै प्रकारको दाखरस र मासु खाइनँ। कुनै प्रकारको तेल टाउकोमा लगाइनँ, राम्रो लगाइ नदीन तीन हप्ता सम्म मैले केही पनि गरिनँ।

4 पहिलो वर्षको चौबीसौँ दिनमा मैले आफूलाई ठूलो नदी अर्थात् टाइग्रिस नदीको किनारमा पाएँ।

5 मैले माथि हेरेँ, र सुतीको लगा लगाएको मानिसलाई देखेँ। उसले ओपीरको सुनको पटुका कम्बरमा बाँधेका थिए।

6 उनको शरीर फिरोजा पत्थर जस्तै चहकिलो थियो। उनको अनुहार बिजुली जस्तै चमकन्थ्यो, उनको आँखा रौंको झैं बलिरहेको थियो, उनका हात र खुट्टाहरू टल्काइएको काँसाको भाँडा जस्तै थिए। उनको बोली भाँडको आवाज जस्तै थियो।

7 म, दानियल त्यस दर्शन हेरिरहने एक मात्र मानिस थिएँ, मेरो छेउमा हुने कसैले त्यो दर्शन देखेनन्। तर तिनीहरू एकदमै डराएका थिए अनि आफूलाई लुकाउन भागे।

8 अनि म एतै छोडिएँ, म एकलैले त्यो महादर्शन हेरेँ, तर मसँग केही शक्ति पनि रहेन। म मानिसको पुत्ला जस्तै भएँ। मैले सबै शक्ति पनि हराएँ।

9 जब मैले तिनी बोलेको सुनेँ, म भइँमा अचेत भएँ लडेँ, जब मैले उनी बोलेको सुनेँ, मैले आफ्नो अनुहार भइँमा निहुराएँ।

10 तब एउटा हातले मलाई छोयो। म मेरो हात र घुटौँ टेकेर उभिएँ, म एकदमै डराएँ र म कामिरहेको थिएँ।

11 दर्शनको मानिसले मलाई भन्यो, “दानियल परमेश्वरले तिमीलाई अतिने प्रेम गर्नुहुन्छ। मैले तिमीलाई भन्न लागेको वचनको विषयमा राम्ररी ध्यान देऊ र उभेऊ, मलाई तिमीकहाँ पठाइएको हो।” तब उहाँले मलाई यसो भन्नुभयो, उठ, म उठेँ। म अझै कामिरहेको थिएँ किनभने म डराएको थिएँ।

12 त्यसपछि फेरि ऊ बोल्‍यो, “नडराऊ दानियल, पहिलो दिनबाट नै तिमीले निश्चय गरेका थियो कि परमेश्वरको छेउमा तिमी विनम्र र विवेकपूर्ण रहनेछ। परमेश्वरले तिम्रो प्रार्थना सुन्दै आउनु भएकोछ, तिमी प्रार्थना गरिरहेका छौ, यसैले म तिम्रोमा आएको छु।

13 फारसको राजकुमारले एक्काईस दिनसम्म मेरो विरोध गरिरह्यो। तर अचानक, मिकाएल एकजान प्रमुख राजकुमारले मलाई सहायता गर्न आए, किनकि म फारस देशको राजासँग अलमलिएको थिएँ।

14 म तिमीलाई त्यो बताएँ सहायता गर्न आएको छु कि भविष्यमा तिम्रा मानिसहरूमाथि घटना घट्नेछ। त्यो दर्शन आउनेवाला समयको विषयमा हो।”

15 जब उनले मलाई त्यसो भने, म बोलन सकिन अनि आफ्नो अनुहार भुइँतिर निहुराएँ।

16 त्यस पछि मानिस जस्तो कोही देखा पर्यो। मेरो ओठ छोयो अनि अगाडी उभियो। मैले आफ्नो मुख खोलें र बोलेँ, “महोदय, जब मैले पहिलो दर्शन देखेँ, यसले मेरो मुटु डरले काभ्यो मेरो बलनै रहेन।

17 महाशय म तपाईंको दास दानियल, म कसरी तपाईंसँग बात गर्न सक्छु? अहिले सम्म मसँग उभिनलाई बलनै छैन र सास फेर्न पनि सकेको छैन।”

18 एकपल्ट फेरि त्यो मानिस जस्तो देखिनेले मलाई छुए, मलाई जब उसले छुयो मैले झन असल अनुभव गरेँ।

19 त्यसपछि उनले भने, “प्रिय मानिस, नडराऊ! बलियो होऊ।”

जब उनी मसँग बोलिसक्नु भयो, मैले शक्ति पाएँ अनि भनेँ, “महाशय, दया गरी बोल किनभने तपाईंले मलाई बल दिए।”

20 त्यसपछि उनले भने, “के तिमीलाई थाहा छ म तिमीकहाँ किन आएँ? म फारसको राजकुमारसँग युद्ध गर्न जान्छु। जब म छोडेर जान्छु, त्यस पछि यूनानको राजकुमार आउनेछ।

21 तर म तिमीलाई सत्यको पुस्तकमा लेखिएका कुराहरूको बारेमा भन्नेछु। यी राजकुमारहरूको विरुद्ध माइकल बाहेक मेरो पक्षमा कोही पनि छैन, जसले तिम्रो मानिसहरूमाथि शासन गर्नेछ।

11

1 “मादिका राजा दाराको शासनकालको पहिलो वर्षमा उसलाई बल अनि सहायता दिन म उभिएँ।

2 “अब म तिमीलाई साँचो कुरा बताउँदैछु। तीनजना राजाहरूले फारसमा शासन गर्ने छन्। त्यसपछि चौथो राजा आउनेछन्, तिनी आफूभन्दा अधिका राजाहरू भन्दा धनी हुनेछन्। तिनी यूनान राज्यको विरोधमा प्रत्येकलाई उक्साउनका निम्ति शक्ति प्राप्त गर्नलाई आफ्नो सम्पत्ति उपयोग गर्नेछन्।

3 यसपछि एकदमै शक्तिशाली राजा आउनेछ, त्यसले ठूलो शक्तिसँग राज्य चलाउनेछ, उसले जे चाहन्छ त्यही गर्ने छ।

4 शक्तिशाली राजा आए पछि त्यसको राज्य टुक्रा-टुक्रा हुनेछ। उसको राज्य संसारको चार भागमा बाँडिनेछ। उसको राज्य उसको नाताहरूमा बाँडिनेछैन, जुन शक्ति उसमा थियो, त्यो उसको राज्यमा हुने छैन।

5 “दक्षिणको राजा शक्तिशाली हुनेछ। तर यसपछि उसको एउटा सेनापति ऊ भन्दा पनि शक्तिशाली हुनेछ त्यो सेना नायकले शासन गर्न थाल्नेछ, अनि एकदमै शक्तिशाली हुनेछ।

6 “फेरि केही वर्षपछि एउटा सन्धि हुनेछ अनि दक्षिणका राजाकी छोरीसित उत्तरका राजाको विवाह हुनेछ। यो शान्तिका निम्ति गरिनेछ, तर तिनका सन्तान बलिया हुने छैनन्। तिनको नानी तिनलाई समर्थन गर्ने एकजनालाई सुम्पिनेछन्।

7 “तर तिनको परिवारबाट एउटा मानिस दक्षिणी राजाको स्थान लिन आउनेछ। उसले उत्तरी राजाको सेनामाथि आक्रमण गरेर सुदृढ किल्लामा प्रवेश गर्नेछ। अनि युद्ध जितेर विजयी हुनेछ।

8 उसले उनीहरूका देवताका मूर्तिहरू, चाँदी र सुनका बहुमूल्य वस्तुहरू लुट्नेछ। अनि केही वर्षकोलागि उत्तरको राजालाई एक्लै छोडने छन।

9 फेरि त्यो राजाले दक्षिणी राजामाथि आक्रमण गर्नेछ। तर पराजित भएर आफ्नो देश फर्कनेछ।

10 “फेरि उसका छोराहरूले युद्धको निम्ति विशाल सेना जुटाउने छन्। अनि तिनीहरूले रोक्न नसकिने बाढ झैं युद्ध जित्दै जानेछन्। र दक्षिणको राजाको किल्ला सम्म युद्ध गर्दै जित्रेछ।

11 त्यस पछि दक्षिणको राजा क्रोधित भएर उत्तरको राजासँग युद्ध गर्न निस्कने छ। उनले एउटा ठूलो सैन्यदल जुटाउनेछ तर उनको सेनाको हार हुनेछ।

12 त्यो ठूलो सैन्यदलले हार्नेछ, अनि ती सेनालाई अन्तै लगिनेछ। ऊ अत्यन्तै अभिमानी हुनेछ अनि हजारौं-हजार सेनाहरूलाई मार्नेछ, तर पनि यसबाट उसलाई सफलता हासिल हुनेछैन।

13 त्यसपछि उत्तरको राजाले फेरि पहिला भन्दा पनि ज्यादा सख्यामा सैनिक भेला पार्नेछ। अनि केही वर्ष पछि उनले आक्रमण गर्नेछन्, त्यो सैन्यदल एकदमै ठूलो हुनेछ अनि तिनीहरूसँग धेरै हात-हतियार हुनेछ अनि युद्धको तयारीमा हुनेछ।

14 "त्यो समयमा, धेरै मानिसहरूले दक्षिणका राजाको विरोध गर्नेछन्। केही तिम्ना आफ्नै मानिसहरू युद्ध गर्ने मन पराउँछे दक्षिणको राजाको विस्त्रुमा बागी हुनेछ। तिनीहरूले विजय प्राप्त गर्ने छैनन्, तर तिनीहरूले दर्शनलाई सत्य गराउँछन्, जब तिनीहरूले यसो गर्छन्।

15 तब उत्तरको राजा आएर घेरा-मचान उठाउनेछन् र पर्खाल भएको शहरलाई लिनेछन् अनि दक्षिणको सेनाले तिनको सामना गर्न सक्नेछैन, यहाँ सम्म कि सेनाका वीर जवानहरू पनि तिनको सामुनै अडिन सक्ने छैनन्।

16 "शत्रुहरूले यसरी तिनीहरूलाई जे मनपर्छ त्यही गर्नेछन्। तिनको विरोधमा कोही पनि उठ्न सक्नेछैन। तिनले मनोरम जग्गामा नियन्त्रण गर्ने शक्ति प्राप्त गर्नेछन्।

17 फेरि उनले दक्षिणका सबै राज्यहरू आफ्नो अधीनमा ल्याउने निश्चन गर्नेछन् र उचित शर्तहरू राख्नेछन्, अनि त्यस राज्यलाई नाश गर्नका निम्ति एउटी स्त्रीलाई विवाह गर्नेछन्। तर न ता त्यो स्त्री उसँग बस्छे न त उसको अभिप्राय सिद्ध हुन्छ।

18 "यसपछि उत्तरका राजाले भूमध्य सागरको किनार हुँदै देशहरू र टापुहरूका धेरैलाई कैदी बनाउनेछन्। तर एउटा सेनापतिले तिनलाई थर्काएर तिनको धाकलाई अन्त गरिदिनेछन् अनि उसले उत्तरका राजालाई लज्जित पार्नेछ।

19 "यसरी उत्तरको राजा स्वयं आफ्नो देशको सुदृढ किल्लामा फर्केर जानेछन् र उनको पतन हुनेछ, फेरि कहिल्यै पनि त्यहाँ देखिने छैनन्।

20 "उनी पछि फेरि एकजना यस्तो आउनेछन् जसले सरकारी रक्षकको साथ एउटा अधिकारीलाई कर उठाउन पठाउनेछ। उसको पनि चाँडै नै अन्त हुनेछ। तिनको अन्त न त खुल्ला रूपमा न त युद्धमा हुनेछ।

21 "यसपछि एकजना एकदमै मिश्र अनि धिनलाग्दो मानिस आउनेछ। उसले राज परिवारको एकजना उत्तराधिकारी हुने सम्मान पाउनेछैन। आफ्नो चलाकीद्वारा ऊ अप्रत्याशित ढंगले राजा हुनेछ।

22 उसले शक्तिशाली विशाल सेनाहरूलाई हराइदिन्छ अनि सम्झौता अनुसार सन्धि गरेका मुखियाहरू पनि परास्त हुनेछन्।

23 त्यसपछि धेरै देशहरूले त्यो कुरा राजासँग सन्धि गर्नेछन् तर उसले उनीहरूसँग झटो र चलाक पूर्ण व्यवहार गर्नेछ। ऊ अत्यन्तै शक्तिशाली बिनिनेछ। तर धेरै मानिसहरूले मात्र उसलाई समर्थन गर्नेछन्।

24 "जब त्यस प्रदेशको सर्वाधिक धनी क्षेत्रले आफुलाई शान्ति र सुरक्षित अनुभव गर्छ, त्यति नै बेला उसले धनहरू लुट्नेछ र आफू पछि लाग्नेहरूलाई लुटको धन दिनेछ। त्यसका पिता-पुर्खाहरूले गर्न नसकेको काम त्यसले गर्नेछ।

25 "त्यस पछि उसले आफ्नो पुरै शक्ति अनि सबै सेना र साहस दक्षिणको राजाको विस्त्रुमा लगाउनेछ। दक्षिणी राजाले पनि एउटा ठूलो अनि शक्तिशाली सैन्यदल जुटाउनेछन्, तर विस्वासाघातीहरूको षड्यन्त्रले दक्षिणी राजाको हार हुनेछ।

26 तिनी राजाहरू जुन दक्षिणी राजाले मित्र सम्झिन्थे, जसले उनको नुन खाएका थिए तिनीहरूले उनलाई हराउँछन् र तिनका सेनालाई परास्त पार्नेछन् र धेरैजना नै युद्धभूमिमा मर्नेछन्।

27 ती दुवै राजाहरूले दुष्ट योजनाहरू बनाउँछन् र एउटै टेबलमा बसे पनि एउटाले अर्कोलाई ढाँट्ने छन् र त्यो योजना सफल हुनेछैन। किनकि उनीहरूको अन्त हुने समय परमेश्वरले निर्धारित गरिसक्नु भएकोछ।

28 "ऊ धेरै धन सम्पत्ति लिएर आफ्नो देश फर्कने छ। फेरि त्यो पवित्र वाचा प्रति नराप्नो कर्म गर्ने निर्णय लिनेछ। उसले आफ्नो योजना अनुसार काम गर्नेछ अनि आफ्नो देश फर्कनेछ।

29 "फेरि उत्तरको राजाले ठीक समयमा दक्षिणका राजामाथि आक्रमण गर्नेछ तर यसपल्ट ऊ पहिलो पल्ट जस्तो सफल हुँदैन।

30 पश्चिमबाट जहाजहरू तिनको विस्त्रुमा आउनेछन् अनि ऊ पराजित हुनेछ र फर्किनेछ। पवित्र करारमाथि उसले आफ्नो रीस देखाउनेछ। ऊ फर्किनेछ अनि तिनीहरूलाई सधाउनेछ जसले पवित्र करार अनुसारण गर्न रोके।

31 तिनले पठाएका सैन्य-दलहरूले पवित्र स्थाहरू, मन्दिरहरू अशुद्ध पार्ने छन् र मित्य गरिने बलिदान रोक्नेछन्। अनि त्यहाँ तिनीहरूले नाश गर्ने घृणित बस्तुलाई स्थापना गर्नेछन्।

32 "तिनले वाचा इन्कार गर्न तयार भएकाहरूलाई झटो प्रतिज्ञाहरूद्वारा आफ्नो तर्फमा लानेछन्, तर आफ्ना परमेश्वरमा विश्वासी मानिसहरू दृढ भएर बस्नेछन्।

33 "ज्ञानी-शिक्षकहरूले साधारण मानिसहरूलाई परिस्थिति बुझ्न सहायता गर्नेछन्। तर जो विवेक पूर्ण छन् उनीहरूलाई तरवारले काटेर आगोमा हालेर अथवा बन्दी भएर मारिए।

34 जब तिनीहरू लड्नेछन्, तिनीहरूले अलिकति सहायता पाउँछन् अनि झट्टा मानिसहरू तिनीहरूसँग सामेल हुनेछन्।

35 ही ज्ञानी शिक्षकहरू मारिएर छन्। यस्तो गरिनेछ, जसले गर्दा तिनीहरूलाई अन्तिम दिनहरूमा बलियो शुद्ध अनि निर्दोष बनाइनु सकियोस। किनभने तोकिएको समयमा आउनेछ।

राजा जसले आफुलाई महिमा गर्छ

36 "फेरि राजाले जे इच्छा लाग्यो त्यही गर्नेछन्। उसले आफ्नो विषयमा बढि-बढाई गर्नेछ, अनि आफ्नो प्रशंसा गर्ने छ। उसले सोच्ने छ ऊ कुनै देवता भन्दा ज्यादा राम्रो छ। उसले यस्तो कुरा गर्नेछ जुन कहिल्यै कसैले पनि सुनेको छैन। उसले देवताहरूको परमेश्वरको विरोधमा यस्तो कुरा गर्नेछ। ऊ त्यति बेला सम्म सफल हुन्छ जतिबेला सम्म यो सबै नराप्नो घटनाहरू घट्दैन, तर नराप्नो घटना अवश्य घट्नेछ।

37 "आफ्नो पिता-पुर्खाहरूका देवताहरू र स्त्रीहरूका प्रिय देवताको उसले अबहेलना गर्नेछ। तिनले कुनै देवताको वास्ता गर्ने छैन। तिनले आफैलाई उनीहरू सबै भन्दा उच्च पार्नेछन्।

38 त्यसको सट्टामा तिनले आफ्नो पिता-पुर्खाहरूले नजानेको किल्लाको सुन र चाँदी, रत्न र बहुमूल्य उपहार चढाएर मान गर्नेछ।

39 "ऊ अनि उसका विदेशी देवताहरूले आफ्नो किल्लाहरू बलियो पार्नेछ। तिनको निगाहमा भएकाहरूलाई तिनले सम्मान दिएर र साधारण मानिसहरूलाई जागिर दिएर तिनीहरूलाई मानले परिपूर्ण पार्नेछ।

40 "आखिरमा दक्षिणका राजाले उत्तरका राजाको विस्त्रु युद्ध चलाउनेछन्। उत्तरका राजा रथहरू पैदल फौजहरू अनि धेरै जहाजहरू लिएर आक्रमण गर्न आउनेछ। ऊ भूमिबाट बाढी जस्तै आउनेछ।

41 फेरि उनले सुन्दर भूमिमा आक्रमण गर्ने छन् अनि धेरै पराजित हुने छन्। तिनीहरू मध्ये एदोम, मोआब अनि अम्मोनियाहरू उसको शक्तिद्वारा बाँच्नेछन्।

- 42 फेरि उसले धेरै देशहरूलाई आफ्नो शक्ति देखाउने छ र मिश्रले पनि यसको शक्ति थाहा पाउनेछ, यो अलग हुन सक्तैन।
 43 उसले मिश्रको सुनु, चाँदिको भण्डार अनि त्यसको सबै सम्पत्ति खोप्ने छ। लिब्नी अनि कृशी पनि यसको अधीनमा हुनेछन्।
 44 तर पछि उसले पूर्व र उत्तरबाट एउटा समाचार प्राप्त गर्नेछ, अनि ऊ भयभीत अनि क्रोधित हुनेछ। धेरै देशहरूलाई वर्वाद बनाउनको निम्ति अधि बढ्ने छ।
 45 उसले आफ्नो राजकीय तम्बु समुद्र अनि सुन्दर पवित्र पर्वतको बीचमा बनाउनेछ। तर आखिरमा त्यो अपवित्र राजा मर्ने छ। जब उसको अन्तिम समय आउंछ, त्यति बेला उसलाई सहायता दिने कोही पनि हुनेछैन।

12

- 1 “त्यस समयमा प्रमुख स्वर्गदूत माइकल तिम्रा मानिसहरूको रक्षक खडा हुनेछ। त्यस समयमा दुःखहरू र संकटहरू हुनेछन्। यस्तो संकट तिनीहरूमाथि तिनीहरू संयुक्त भएदेखि यता कहिल्यै आएको थिएन। तर त्यसै बेला तिम्रा मानिसहरू, जसको नाउँ जीवनको पुस्तकमा लेखिएकोछ, मुक्त गरिनेछन्।
 2 अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरण र घृणा तिस्कारका निम्ति ब्यँझने छन्।
 3 ज्ञानी-शिक्षकहरू उज्ज्वल आकाश झैं चम्कनेछन्। अनि तिनीहरू तिनीहरूलाई सत्यको मार्गमा सदा-सर्वदाको निम्ति डोर्याउने ताराहरू झैं हुनेछन्।
 4 “तर तिमी दानियल यो दर्शनलाई बचाएर सुरक्षित ठाउँमा राख। धेरै मानिसहरू ज्ञानको खोजीमा यता उति जानेछन्। अनि साँचो ज्ञान बढ्नेछ।”
 5 त्यसपछि, म दानियलले हेरेँ, अनि देखेँ अरु दुइ जना त्यहाँ उभिरहेको थिए, एउटा चाँहि नदी यताको किनारमा र अर्को चाँहि नदीको अर्को किनारमा थिए।
 6 एकजना मलमलको लुगा लगाएको मानिसले अर्को मानिसलाई सोध्यो जो नदीको प्रवाहमाथि उभिएको थियो, “यस आश्चर्य अन्त गराउन कति समय लाग्नेछ?”
 7 त्यो मानिस जसले मलमलको लुगा लगाएको थियो अनि नदीको वहावको विरुद्ध उभिएको थियो उसले आफ्नो दुवै हात आकाश पट्टि उठायो। मैले त्यस मानिसलाई अमर परमेश्वरको नाउँ प्रयोग गरेर एउटा शपथ गर्दै गरेको सुनेँ। उसले भन्यो, “यो साँढे तीन वर्षको निम्ति हुनेछ। पवित्र मानिसको शक्ति घट्ने छ अनि यी सबै कुराहरू एकदमै समाप्त हुनेछन्।”
 8 मैले यो सुनेँ तर बुझ्न सकिनँ, यसैले मैले सोधेँ, “हे महाशय! यी सबै कुराहरू सत्य भए पछि के हुन्छ?”
 9 उसले भन्यो, “दानियल, तिमी आफ्नो जीवन बिताऊ, यो कुराहरू गुप्त राखिएकाछन् अनि अन्तको समय सम्मलाई बन्द गरिएकाछन्।
 10 धेरै जनाले आफूलाई पवित्र पार्नेछन् तर दुइहरूले चाँहि दुष्यौँई गरिनेरहने छन् र तिनीहरू मध्येका कसैले पनि बुझ्न सक्ने छैनन्। ज्ञानी शिक्षकहरूले मात्र बुझ्नेछन्।
 11 “नित्य बलि रोकिएको समयदेखि र उजाडको घृणित बस्तु स्थापना गरिएको समय सम्म 1,290 दिन हुनेछ।
 12 त्यो मानिस धन्य हो जसले 1,335 दिन पूरा भएको हेर्ने पछि रहन्छ।
 13 “अब तिम्रो लागि अन्त सम्मको बाटो पूरा भयो। तिमी विश्राम गर, सुन अनि त्यसपछि अन्तमा तिमी आफ्नो भाग प्राप्त गर्नको निम्ति मृत्युबाट फेरि उठेर आऊ।”

होशेको पुस्तक

होशेद्वारा परमप्रभु परमेश्वरको वचन

1 परमप्रभुको यो वचन बेरीको छोरा होशेकहाँ आयो। यो वचन उज्जियाह, योनाम, आहाज र हिजकियाह यद्दाका राजा भएको समयमा प्राप्त भएको थियो। यो त्यस समयको कुरा हो जुन समय योआशका छोरो यारोबाम इस्राएलका राजा थिए।

2 परमप्रभुबाट होशेलाई नै यो पहिलो वचन थियो। परमप्रभुले भन्नुभयो, “जाऊ, गएर एउटी वेश्यालाई पत्नी बनाऊ र त्यसको वेश्यावृत्तिबाट जन्मिएको सन्तानलाई आफ्नो बनाऊ किन? किनभने यस देशका मानिसहरूले वेश्याहरू जस्तै काम गर्छन्। तिनीहरू परमप्रभुदेखि अविश्वासी भइरहेका छन्।”

यिजेलको जन्म

3 यसकारण होशेले दिव्लैमकी छोरी गोमेरलाई विवाह गरे। गोमेर गर्भवती भई र होशेका लागि एउटा छोरा जन्माई।

4 परमप्रभुले होशेलाई भन्नुभयो, “उसको नाउँ यिजेल राख। किन? किनभने म चाँडै नै यिजेल गल्छिमा भएको हत्याको निम्ति यहाँको परिवारलाई सजाय दिनेछु र इस्राएलको परिवारको राज्य अन्त गरिदिनेछु।

5 त्यस समय यिजेलको बेसीमा म इस्राएलको धनु भाँचिदिनेछु।”

लो-रूहामको जन्म

6 तब फेरि गोमेर गर्भवती भई र एउटी छोरी जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “छोरीको नाउँ लो-रूहाम” राख्नु। किन? किनभने म अब इस्राएलको जाति प्रति दया देखाउने छैन। न त म तिनीहरूलाई क्षमा नै प्रदान गर्नेछु।

7 बस्, म यहदाको सन्तानलाई दया देखाउँनेछु। यहदाको सन्तानलाई रक्षा गर्नेछु। तिनीहरूको रक्षा गर्न म न धनु-काँडहरू न तरवारहरू, न घोडाहरू न घोडामा चढने सैनिकहरूकै उपयोग गर्नेछु। म तिनीहरूलाई आफ्नो शक्तिले बचाउँनेछु।

लो-अम्मीको जन्म

8 गोमेरले लो-रूहामलाई दूध छोडाएकी मात्र थिई फेरि गर्भवती भएर एउटा अर्को छोरा जन्माई।

9 तब परमप्रभुले भन्नुभयो, “यसको नाउँ लो-अम्मी राख्नु। किन? किनभने त्यो मेरो मानिस होइन। म तिमीहरूको परमेश्वर होइन।”

परमप्रभु परमेश्वर प्रतिज्ञा गर्नुहुन्छ कि त्यहाँ धेरै इस्राएलीहरू हुनेछन्

10 “भविष्यमा इस्राएली मानिसहरूको संख्या समुद्रको बालुबा झैं हुनेछ, तिमीहरूले बालुवालाई तौलन सक्तैनौं अथवा गन्ती गर्न सक्तैनौं। ‘तिमीहरू मेरो मानिस होइनौं’ भन्नु को सट्टामा, ‘तिनीहरूलाई यो भनिने छ, तिमीहरू जीवित परमेश्वरको छोरा-छोरीहरू हो।’

11 “तब यहदाका अनि इस्राएलका मानिसहरू एकैसाथ भेला हुनेछन्। तिनीहरूले आफ्ना निम्ति एकजना शासक रोज्नेछन्। तिनीहरू त्यस जग्गाबाट फर्किनेछन् जहाँ तिनीहरू केद थिए। साँचे नै यिजेलका निम्ति महान कार्य हुनेछ।”

2

1 “तब तिमीले आफ्ना दाज्यू-भाइहरूलाई भन्नेछौ, ‘तिमीहरू मेरो मानिसहरू हो।’ अनि आफ्ना दिदी बहिनीहरूलाई पनि भन्नेछौ ‘उहाँले ममाथि धेरै दया गर्नु भयो।’ ”

2 “तिमी आमासित तर्क गर, किनभने तिनी मेरी पत्नी होइनन् अनि म तिनको लोभे होइन। तिनलाई भन, वेश्या जस्तो हुन छाड। उसलाई आफ्नो स्तनहरू प्रेमीहरूदेखी टाडा राख्नु भन।

3 यदि यस्तो कुकर्म गर्न छाडिन भने म तिनलाई नाङ्गो बनाउँनेछु। म तिनीलाई तिनी जन्मेको क्षणको अवस्थामा पुर्याई छोडिदिनेछु। म तिनका मानिसहरूलाई खोप्नेछु र तिनलाई रितो मस्भूमि जस्तै बनाउँनेछु। म तिनलाई तिर्खाँले मारिदिनेछु।

4 म उसका नानीहरूलाई कुनै दया देखाउँने छैन, कारण तिनीहरू सबै वेश्यावृत्तिबाट जन्मिएका नानीहरू हुन्।

5 तिनकी आमाले वेश्यागमन देखाई। आफ्ना कुकर्ममा तिनीहरूकी आमाले शरम मान्नुपर्छ। तिनले भनिन्, ‘म मेरा प्रेमीहरू* कहाँ जान्छु। मेरा प्रेमीहरूले खाना पिउन दिन्छन्। तिनीहरूले मलाई ऊनी कपडाहरू दिन्छन्। तिनीहरूले दाखमध भद्राक्षको तेल दिन्छन्।’

6 “यसकारण, म तिमी्रो बाटो काँडाले बन्द गरिदिने छु। म पर्खाल पनि खडा गर्नेछु तब तिनले तिनको बाटो पाउन सक्ने छैनन्।

7 तिनी आफ्ना प्रेमीहरूको पछि लामे छिन्, तर तिनले उनीहरूलाई भेट्नेछैनन्। तिनले उनीहरूलाई खोजी गर्ने छिन् तर तिनले भेट्ने छैनन्। तब तिनले भन्नेछिन्, ‘अब म मेरो पहिलो लोभेकहाँ फर्किनेछु। जब म उसित थिएँ मेरो जीवन असलकी थियो। अहिले जीवन भन्दा असल थियो।’

8 “त्यो तिनीहरूलाई थाहा छैन म नै अन्न दाखरस र तेल दिने हुँ। मैले तिनलाई धेरै सुन र चाँदीहरू दिइरहँ। तर इस्राएलीहरूले मैले दिएकै सुन र चाँदीबाट बालका मूर्तिहरू बनाउँने थाले।

9 यसकारण म फेरि फर्केर आउँछु अन्न पाक्ने समयमा र म सबै लान्छु। अङ्गुर पाक्ने समयमा म दाखरस फिर्ता लान्छु। म ऊनी र कपास लान्छु। मैले तिनीहरूलाई आफ्नो नाङ्गोपन ढाक्नेछन् भनेर ती सब दिएको थिएँ।

10 अब म तिनलाई नाङ्गो बनाउँनेछु। तिनी सर्वभङ्ग नाङ्गो हुन्छिन्, र तिनका प्रेमीहरूले देख्नेछन्। मेरो शक्तिको अधि कसैले तिनलाई बचाउन सक्नेछैन।

11 म परमेश्वर, तिनको जन्म आनन्द र खुशीहरू खोप्नेछु। म तिनको विश्रामका दिनहरू, पूर्णिमाका उत्सव र पार्थिव चाडहरू बन्द गरिदिनेछु।

12 दाख र नेभाराका रूखहरू नष्ट गरिदिनेछु। तिनले भन्थिन्, ‘मेरो प्रेमीहरूले यी सब दिन्छन्।’ तर म तिनको उधान जङ्गलमा परिणत गरिदिनेछु। जङ्गली पशुहरू आएर त्यस जङ्गलमा चर्नेछन्।

13 “तिनले बालको देवताहरूको सेवा गिन्छिन्। यसैले म तिनलाई सजाय दिनेछु। तिनले बाल देवताको अधि थुप जलाउँछिन्। गर गहना लगाएर तिनले चितिकक पर्दै आफ्ना प्रेमीहरूसँग जाँदा मलाई भूत्थिन्। परमप्रभुले यसो भन्नुभयो।

* 2:5: प्रेमीहरू यसको अर्थ इस्राएलीहरूका “बुटो भगवान्।” (हेन्रोस पद 7, 10 र 13)

- 14 “यसकारण म तिनलाई मायालु शब्दहरू भन्ने छु। म तिनलाई मरुभूमिमा पुर्याउँछु र दयापूर्वक कुराहरू गर्छु।
 15 त्यहाँ तिनलाई दाखबारीहरू दिनेछु। म तिनलाई आशाको द्वार जस्तै आकोरको बेसी दिनेछु। तब मलाई तिनले त्यस्तै जवाफ दिनेछन् जस्तो मिश्रबाट आउँदा दिएका थिए।”
 16 परमप्रभु भन्नुहुन्छ।
 “त्यस समयमा तिमीले मलाई ‘मेरो लोग्ने भनी’ बोलाउनेछौ। तर तिमी मलाई ‘मेरो बालु देवता’ भन्ने छैनौ।
 17 म तिनको मुखबाट बाल नाउँलाई छिन्नेछु। त्यसपछि मानिसहरूले फेरि बालको नाउ उच्चारण गर्नेछैनन।
 18 “त्यस समय म इस्त्राएलीहरूका निम्ति एउटा करार गर्नेछु। जडुगलका पशुहरूसित, आकासमा उडिहँड्ने चराहरूसित र जमीनमा घस्रिहड्ने प्राणीसित। म युद्धका सम्पूर्ण धनु तरवार र हातहतियार नष्ट गरिदिनेछु। कुनै हतियार पनि यहाँ रहने छैन। म धर्तीलाई सुरक्षित पार्नेछु यसर्थ इस्त्राएलका मानिसहरू शान्तिसित विश्राम गर्न सक्नु।
 19 अनि म (परमेश्वर) तिमीलाई सधैको निम्ति दुलही बनाउँनेछु। म तिमीलाई धर्म र न्यायपूर्वक दृढ प्रेम र माया गरेर दुलही बनाउँनेछु।
 20 म तिमीलाई मेरी विश्र्वास योग्य दुलही बनाउँनेछु। त्यसपछि तिमी साँचो अर्थमा परमप्रभुलाई जानेछौ।
 21 अनि त्यस समयमा म तिमीलाई उत्तर दिनेछु।” परमप्रभु भन्नुहुन्छ:

- “म आकाशलाई भन्नेछु,
 अनि उसले धर्तीलाई पानी दिनेछ।
 22 पृथ्वीले अन्न, दाखरस अनि तेल उब्जाउनेछ
 अनि थिजेलको आवश्यकताहरू पूरा गरिदिनेछ।
 23 म तिनको धर्तीमा धेरै बिऊहरू छर्नेछु।
 अनि लो-रूहामालाई म दया देखाउने छु।
 अनि लो-अम्मीलाई म भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हो।’
 अनि तिनीहरूले मलाई भन्ने छन, ‘तपाईं हाम्रो परमेश्वर हुनुहुन्छ।’ ”

3

होशेले गोमेरलाई दासत्वबाट मुक्त गर्ने

- 1 त्यसपछि परमप्रभुले मलाई फेरि भन्नुभयो, “गोमेरका धेरै प्रेमीहरू छन। तर तिमीले उसलाई प्रेम गरिरहनु पर्छ। किन? किनभने तिमी व्यवहार परमप्रभुको जस्तो हुनु पर्छ। परमप्रभुले इस्त्राएलका मानिसहरूलाई माया गर्नु हुन्छ अनि गरिरहनु हुन्छ। तर तिनीहरू चाहिँ अरु देवताहरूलाई पूजा गरिरहन्छन्। अनि तिनीहरू दाखको रोटी खानु र्चाउँछन।”
 2 यसैकारण मैले गोमेरलाई पन्ध्र सिक्क चाँदी र नौ बुशल* जौ दिएर किनेर ल्याएँ।
 3 तब मैले उसलाई भने, “तिमी मेरो घरमा धेरै दिन बसेछौ। तिमी वेश्या जस्तो हुनेछैनौ। तिमी अर्को लोग्ने मानिससित बसेछैनौ। अनि म तिमी पत्नी हुनेछु।”
 4 यही प्रकारले, इस्त्राएलका मानिसहरू धेरै दिनसम्म राजा र नेता बिना रहनेछन। तिनीहरू बिना बलि र बिना स्मृति-पत्थर नै रहनेछन। तिनीहरूसित न एपोद न कुलदेवता नै रहनेछन।
 5 त्यसपछि इस्त्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउनेछन।

4

परमप्रभु इस्त्राएलको विरुद्धमा क्रोधित हुनुहुन्छ

- 1 हे इस्त्राएलका मानिसहरू! परमप्रभुको सन्देश सुन। परमप्रभुले यस देशमा बस्ने मानिसहरूलाई आफ्नो तर्क राख्नुहुन्छ, “यस देशमा मानिसहरूले साँचो अर्थमा परमेश्वरलाई चिन्दैनन। परमेश्वर प्रति सत्य र निष्ठावान पटककै छैनन।
 2 मानिसहरू झटो कसम खान्छन, असत्य बोल्छन, हत्या र चोरी गर्छन। तिनीहरू व्यभिचारी छन् र जही तही सन्तानहरू जन्माई हिँड्छन। हत्या माथि हत्या गरि रहन्छन।
 3 देश मृत मानिसको लागि विलौना गर्ने मानिस जस्तो भएकोछ यो देश अनि यसका सबै मानिसहरू कमजोर भएका छन्। वनका जनावरहरू, आकाशका चराहरू अनि समुद्रका माछाहरू सम्म मरिरहेका छन्।
 4 कसैले अरु मानिसलाई दोष दिनु अथवा अर्काको दोष देखाउनु पर्दैन। हे पूजाहारी! मेरो तिमीसित असहमति छ।
 5 तिमीहरूको पतन दिउँसा हुनेछ। अनि राति, तिमीहरूसित आमगवताहरूको पतन हुन्छ। त्यसपछि म तिमीहरूकी आमालाई नष्ट गर्नेछु।
 6 “मेरा मानिसहरू ज्ञानको कमीले नष्ट भए, तर तिमीहरूले सिक्ने इच्छा पनि राखेनौ। यसर्थ म तिमीहरूलाई मेरा पूजाहारी बन्न दिँदिन। तिमीहरूले तिमीहरूका परमेश्वरको व्यवस्था नै भूल्यौ। यसर्थ म तिम्न कुरलहरूलाई भूलिदिनेछु।
 7 तिनीहरू अहंकारी भए। मेरो विरुद्धमा तिनीहरूले पाप माथि पाप गर्दै नै रहे। यसैले म तिनीहरूको महिमालाई लाजमा परिवर्तन गरिदिनेछु।
 8 “पूजाहारीहरूले मानिसहरूले पाप गरे पछि चढाएका बलिहरू खान चाहन्छन। यसैकारण तिनीहरू मानिसहरूले धेरै-धेरै पाप गर्नु भन्ने चाहन्छन।
 9 यसैले पूजाहारीहरू र साधारण मानिसहरूमा केही भिन्नता छैन। म तिनीहरूलाई तिनीहरूको कर्मका निम्ति सजाय दिनेछु। तिनीहरूले जुन नराम्रो काम गरेका छन् त्यसको बदला चुकाएर छोड्नेछु।
 10 तिनीहरूले खान त खान्छन तर त्यसमा तिनीहरूलाई सन्तुष्टि हुँदैनन। तिनीहरू संभोग त गर्छन् तर तिनीहरूको संतान हुँदैन। यो किन? किनकि तिनीहरूले यहोवालाई त्यागे र वेश्याहरू जस्तै भए।
 11 “व्यभिचार, नयाँ दाखरस र दासत्वले कुनै पनि मानिसको राम्रो सोच्ने शक्ति नष्ट पारिदिन्छ।

* 3:2; नौ बुशल अढाई मुर्ी अर्थात “200 किलोग्राम जौ।”

12 हेर! मेरा मानिस दाउराको टुक्रा काठको मूर्तिबाट सम्पति माँदैछन्। तिनीहरू यो सोचछन कि यही छडीले उतर दिन्छ। यस्तो किन भयो? यस्तो यसकारण भयो कि तिनीहरू वेश्याहरू समान झटा देवताहरूको पछि लागी रहन्छन्। तिनीहरूले आफ्नो परमेश्वरलाई त्यागे अनि वेश्याहरू जस्तै बनिए।

13 तिनीहरू पहाडको टाकुरामा बलि चढाउँछन्। पहाडको टाकुरामा तिनीहरू फलौट र पहाडी पिलपलको रूखमुनि धूप बलि चढाउँछन्। ती रूखहरू मुनि शीतल छाया हुन्छ। यसैकारण, तिम्ना छोरीहरू वेश्याहरू जस्तै ती रूखहरू मुनि सुत्छन अनि तिम्ना बुहारीहरूले व्यभिचार गर्छन्।

14 *म तिम्ना छोरीहरूलाई दण्ड दिनेछैन जब तिनीहरू वेश्या जस्तो व्यवहार गर्छन् अथवा तिम्ना बुहारीहरू व्यभिचार गर्छन्। किनभने मानिसहरू आफै मन्दिरका देवदासीसंग बलि चढाउँदछन्। यसकारण ती मूर्ख मानिसहरू नष्ट हुनेछन्।

इस्त्राएलको लज्जापूर्ण पापहरू

15 *हे इस्त्राएल! तैले एक वेश्या समान व्यवहार गरे ता पनि यहदा दोषी नहुन, न त तिमीहरू गिलगालमा आऊ, न वेतावनमा आऊ, 'न परमप्रभुको जीवनको शपथ खाऊ।'

16 इस्त्राएल सल्लै अट्टेरी छ। यसर्थ, के परमप्रभुले तिनीहरूलाई खुल्ला खंक्रमा भेडा झैं खुवाउनु पर्छ? होइन!

17 *ऐम तिम्ना छोरीहरूको साथी भएको छ। त्यसलाई एकलै छोडिदेऊ।

18 ऐम जँडियाहरूको दलमा सामेल भयो। तिनीहरूलाई वेश्यावृत्ति गर्नु दिऊँ। तिनीहरू लाजमर्दो रक्षाकर्हरूलाई रूचाउँछन्।

19 तिनीहरू सुरक्षाको लागि ती देवताहरूकहाँ गए र तिनीहरूले सोच्ने क्षमता गुमाएका छन्।* तिनीहरूको बलिदानले तिनीहरूलाई लज्जित उत्पन्न गरायो।

5

अगुवाहरूले इस्त्राएल अनि यहदालाई पाप गर्न लगाए

1 *हे पूजाहारीहरू! हे इस्त्राएलका कुलहरू! तथा राजाका कुल हो! मेरो कुरा ध्यान दिएर सुन, किनभने न्यायको फैसला तिमीहरूको विरुद्धमा छ।

*किनभने तिमीहरू मिस्पामा पासो र ताबोरका जाल भएकाछौ।

2 शितीमका खाल्डाहरू तिनीहरूले खुब गहीरा परेकाछन्। तर म तिनीहरू सबैलाई दण्ड दिनेछु।

3 म ऐमलाई चिन्दछु औ इस्त्राएल मबाट लुकेको छैन। हे ऐम! तैले व्यभिचार गरिस। इस्त्राएल अशुद्ध भएकोछ।

4 तिनीहरूका कामले तिनीहरूलाई आफ्ना परम्परा तिर फर्कन दिनेछैन, किनकि व्यभिचारी मन तिनीहरूको बीचमा छ र तिनीहरूले परमप्रभुलाई चिन्दैनन्।

5 इस्त्राएलको अहंकारले आफ्नै विरुद्धमा सबूत दिन्छ। यसकारण, ऐम र यहदा दुवै आ-आफ्नो दोषसित टोकिनेछन्।

6 *तिनीहरू आफ्ना 'भेडा-बाखा' र 'गाई गोस' लिएर परमप्रभुलाई खोज्न आउँछन्, तर तिनीहरूले उहाँलाई पाउनेछैनन्। उहाँ तिनीहरूदेखि हट्नु भएको छ।

7 तिनीहरूले परमप्रभुको विरुद्धमा विश्वासघात गरेकाछन्। किनकि तिनीहरूले बतासे छोरा-छोरीहरू जन्माएका छन्। यसर्थ उसले तिनीहरू र तिनीहरूका जमीनहरू नष्ट पार्नेछ।

इस्त्राएलीहरूको पतन हुने अगमवाणी

8 *गिबामा सीड फुक।

अनि रामामा तुरही फुक।

वेतावनमा खतराको घन्टी बजाऊ।

हे बिन्यामीन, थरथर होऊ।

9 दण्डको दिनमा ऐम उजाड हुनेछ।

जे कुरो निश्चय हुनेवाला छ

त्यो इस्त्राएलका सारा कुलहरूलाई

मैले जनाएको छु।

10 यहदाका शासकहरू ती मानिसहरू जस्तै हुन जो आफ्नो सीमा रेखा बढाउछन्।

म मेरो रिस तिनीहरूमाथि पानी झैं खन्याउनेछु।

11 ऐम कष्टमा परेको छ,

मेरो न्यायमा त्यो कर्ण भएको छ,

किनभने व्यर्थका कुरा पछि लाग्न त्यसले निश्चय गर्यो।

12 अत म ऐमलाई नाश पार्ने एउटा कीरा

अनि यहदाको घरको निम्ति क्षय जस्तो हुँ।

13 जब ऐमले आफ्नो रोग देख्यो र यहदाले आफ्ना चोट देख्यो तब ऐम अशर्कहाँ गयो,

त्यसले ठुलो राजाकहाँ मानिस पठायो।

तर त्यसले तिमीलाई निको पार्न सक्तैन।

न त त्यसले तिम्ना चोटलाई जाती पार्न सक्नेछ।

14 किनभने म ऐमका निम्ति एउटा सिंह

अनि यहदाको घरको निम्ति एउटा सिंहको बच्चा जस्तो हुनेछु।

म आफै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु।

म तिनीहरूलाई उठाएर लानेछु।

अनि तिनीहरूलाई बचाउने कोही हुनेछैन।

15 जबसम्म तिनीहरूले आफ्ना अपराध स्वीकार गरेर

मेरो उपस्थितिको खोजी गर्दैनन

* 4:19: तिनीहरू ... गुमाएका छन्. "हावाले तिनीहरूलाई त्यसको पछेटामा बोकेको छ।" अथवा "हावाले तिनीहरूलाई यसको पछेटामा जोडले समातेर राख्यो।" यो ग्लोक हिब्रमा छ र यो बुझ्न गाह्रो छ।

तब सम्म म फर्केर आफनै ठाँउमा जानेछु।
आफनो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन।”

6

परमप्रभु तर्फ फर्कि आउनेको पुरस्कार

- 1 “आऊ, हामी परमप्रभुतिर फर्को
किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ र उहाँले नै हामीलाई निको पार्नुहुनेछ।
उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलहम पट्टी बाँध्नु हुनेछ।
- 2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नु हुनेछ
अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउनु हुनेछ।
हामी उहाँकै अधि जिउँदो हुनेछौं।
- 3 आऊ, हामी परमप्रभुलाई चिनीं,
हामी परमप्रभुलाई चिन्ने प्रयत्न गरिरहौं।
हामीलाई थाह छ उहाँ आउनुहुनेछ।
उहाँको आगमन प्रभात झैं निश्चय छ।
उहाँ हामीकहाँ जमीनलाई भिजाउने
आखिरी वर्षा झैं आउनु हुनेछ।”

मानिसहरू विश्वास योग्य छैनन्

- 4 “ए एप्रैम, म तिमीलाई के गर्स्?
ए यहूदा म तिमीलाई के गर्स्?
किनकि तेरो प्रेम बिहानको कुइरो जस्तै
र बिलिने शीत जस्तै छ।
- 5 यसैकारण मैले तिनीहरूमाथि
अगमवत्ताद्वारा बञ्चरो चलाएकोछु।
मैले तिनीहरूलाई मेरो मुखको वचनद्वारा घात गरेकोछु।
मेरो न्यायहरू ज्योति झैं प्रकट हुनेछन।
- 6 किनभने म अमर प्रेम चाहन्छु
बलिदान होइन
अनि म चाहन्छु मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा
परमेश्वरलाई बेशी जानुन।
- 7 तर तिनीहरूले ता आदमले जस्तै करार भङ्ग गरे।
त्यसैमा तिनीहरूले मेरो विरुद्धमा विश्वासघात व्यवहार देखाए।
- 8 गिलाद अधमीहरूको शहर हो।
त्यो रगतले भरिएको छ।
- 9 जसरी डाँकहरूले मानिसलाई ढुकिबस्छन
त्यसरीनै पूजाहरीहरूले गष्टा बाँधेका छन।
तिनीहरूले शक्रेम जाने बाटोमा हत्या गर्दछन।
निश्चय तिनीहरूले महा-अपराध गरेकाछन।
- 10 इस्राएलको कुलमा मैले धिनलाग्दो कुरो देखेको छु,
एप्रैमको वेश्यावृत्ति त्यहाँ छ।
इस्राएल अशुद्ध भएको छ।
- 11 ए यहूदा तिम्ना निम्ति पनि कटनीको समय तोकिएको छ।
त्यो हुनेछ जब म मेरो प्रजाको सुदिन फर्काउनेछु।”

7

- 1 “जब म इस्राएललाई निको पार्छु,
तब एप्रैमको दुष्टता र सामरियाको कुकर्म उदाङ्गो हुनेछन,
किनभने तिनीहरूले दुर्ब्यवहार गरे।
चोरहरूले घर फोर्छन् अनि लुटेराहरू बाटोमा लुटपाट गर्छन्।
- 2 तर म तिनीहरूका सबै दुष्टकाम याद राख्दछु भनी तिनीहरू आफ्ना हृदयमा विचार गर्दैनन्।
अब तिनीहरूको आफ्नै कालले तिनीहरूलाई घेरै राखेको छ।
ती कामहरू मरै सामने छन्।
- 3 तिनीहरू आफ्ना दुष्ट कामले राजालाई
र मालिकहरूलाई झूटा कुराले खुशी तुल्याउँछन्।
- 4 तिनीहरू सबै व्यभिचारी हुन्।
तिनीहरू रोटी पकाउनेले
तातो पारेका तावा जस्तै छन्।

त्यसले पीठो मुखेको समयदेखि
 त्यो रोटी नपाकुन्जेल आगो
 चलाउँदै मिलाउँदै चलाउँदै गर्छ।
 5 हाम्रा राजाको उत्सवको दिनमा
 अगुवाहरू ज्यादै पिष्ट् माछन्।
 अनि राजा मिल्ला गर्नेहसित मिल्नु हुन्छ।
 6 ढुकेर बस्दा तिनीहरूको मन चुलो जस्तै जल्दछ,
 किनकि चुलो जस्तै तिनीहरूका हृदय छल-युक्तिले जल्दछ।
 रातभरि तिनीहरूका रिस दन्किरहन्छ,
 बिहान त्यो जल्दै गरेको आगोझै हुन्छ।
 7 तिनीहरू सबै चुलो झैं तातिन्छन्
 र आफ्ना शासकहरूलाई भस्म पार्छन्।
 तिनीहरूका सबै राजाहरू मारिए।
 तिनीहरू मध्ये कसैले पनि मेरो प्रार्थना गर्दैनन्।”

इसाएलले जान्दै यो नष्ट हुनेछ
 8 “एप्रैम चाँहि अन्यजातिका बीचमा मिसिन्छ।
 एप्रैम एकापटि मात्र पाकेको रोटी जस्तै छ।
 9 पराई मानिसहरूले त्यसको बललाई नाश पारे,
 तर त्यसलाई यो याद छैन।
 त्यसका टाउकोमा फाट-फूट फूलेका केश देखिनलागे,
 तर त्यसलाई त्यो थाहा छैन।
 10 इस्राएलको अहंकारले
 आफ्नै विस्डुमा साक्षी दिन्छ,
 तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वर तिर फर्कदैनन्
 न त उहाँको खोजी गर्दछन्।
 11 एप्रैम बृद्धि नभएको मुख ढुक्कर जस्तै छ।
 मिश्रदेशलाई तिनीहरू पुकारा गर्छन्,
 अश्शरमा तिनीहरू जान्छन्।
 12 जब तिनीहरू जान्छन्,
 म तिनीहरूमाथि आफ्नो जाल फिजाउँनेछु,
 म तिनीहरूलाई आकाशका चराहरूलाई जस्तै तल झार्नेछु।
 अरू राष्ट्रहरूसंग सन्धि गरेकोमा
 म तिनीहरूलाई दण्ड दिनेछु।
 13 तिनीहरूलाई धिक्कार! किनभने तिनीहरू मबाट तर्किए गए। तिनीहरूमाथि विनाश आओस्।
 किनभने तिनीहरू मेरो विस्डुमा गए।
 मैले तिनीहरूलाई बचाउँने थिएँ,
 तर तिनीहरू मेरो विस्डुमा ढाँट्छन्।
 14 तिनीहरू हृदयबाट मलाई बोलाउँनेनन्,
 तर तिनीहरू आफ्नो ओह्यानमा विलाप गर्दछन्।
 तिनीहरू अन्न र दाखरसका निम्ति भेला हुन्छन्
 तर तिनीहरू मदेखि टाडा भागछन्।
 15 यद्यपि मैले तिनीहरूलाई शिक्षा दिएँ र तिनीहरूका पाखुरा बलियो बनाएँ,
 तापनि तिनीहरू मेरो विस्डुमा युक्ति गर्दछन्।
 16 तिनीहरू देवताहरूपट्टि फर्कन्छन्
 जो वास्तविक देवताहरू होइनन्।
 तिनीहरू काठको प्रत्यावर्ती क्षेप्यात्र जस्तै हुन।
 तिनीहरूका अगुवाहरू
 तिनका क्रोध पूर्जा वचनले गर्दा त्रवारले मारिनेछन्।
 मिश्रदेशमा तिनीहरूलाई खिसी गरिइएको” कारण यही हो।

8

मूर्ति पूजाले नाश गराउँछ

- 1 “तुही फुक! परमप्रभुको मन्दिमाथि एउटा चील उडिरहेकोछ। किनभने तिनीहरूले मेरो करार भङ्ग गरे र मेरो सम्झौताको विस्डुमा अपराध गरे।
- 2 तिनीहरूले मसित चिच्याएर भन्छन्, ‘हे हाम्रा परमेश्वर हामी इस्राएलीहरूले तपाईंलाई चिन्दछौं।’
- 3 जे भलो छ त्यो इस्राएलले फालिदिएकोछ। बेरीले त्यसलाई खेदेछ।
- 4 तिनीहरूले राजाहरू नियुक्त गरे, तर मेरा अनुमति लिएनन्। तिनीहरूले राजकुमारहरू नियुक्त गरे, तर ती मानिसहरूलाई म चिन्दिन। तिनीहरूले सुन र चाँदीका मूर्तिहरू आफ्ना निम्ति बनाए, अत तिनीहरूलाई ध्वंश गरिनेछ।

5-6 ए सामारिया, मैले तिप्रो बाछा मिल्काइ दिऐं! 'मेरो रीस तिनीहरूको विस्डुमा दन्केको छ!' तिनीहरू कहिलेसम्म अशुद्ध रहनेछन्? एकजना इस्राएली कागिरले बाछा बनायो। त्यो परमेश्वर होइन। निश्चय नै सामारियाको बाछालाई टुक्रा-टुक्रा पारिनेछ।

7 तिनीहरू बतास छर्दछन् र तिनीहरूले भुँवरी कटनी गर्नेछन्। तिनीहरूको फसल केही रहनेछैन। त्यसको डाँठमा केही दाना लाग्नेछैन। पसाइहाले तापनि विदेशीहरूले खाइहाल्नेछन्।

8 "इस्राएल नष्ट भयो।

अब तिनीहरू जाति-जातिहरूका बीचमा
बेकामको भौँडा जस्तै भएका छन्।

9 वन-गधा आफै एकलै हिँडिरे झैं

तिनीहरू अश्रूमा गए। एम्ले आफ्नो निम्ति 'ज्यालामा' नाठाहरू राखेको छ।

10 अन्य जातिहरूलाई तिनीहरूले 'ज्यालामा' राखे

तापनि म तिनीहरूलाई अब चाँडै जम्मा गर्नेछु,

राजा र भारादारहरूलाई अभिषेक गर्न

केही समयका निम्ति तिनीहरू रोकिन्छन्।

इस्राएलले परमेश्वरलाई भूले र मूर्तिहरूलाई पूजे

11 "एम्ले पाप गर्नलाई

वेदीको संख्या बढायो।

ती त्यसको निम्ति पाप गर्ने वेदीहरू भए।

12 मैले त्यसका निम्ति मेरो व्यवस्थामा लाखौं विधिहरू लेखें तापनि

ती कुरा बीराना ठानिनेछन्।

13 मेरो भेटीको लागि तिनीहरूले

मासु चढाउँछन् र खान्छन्,

तर परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न।

अब उहाँले तिनीहरूलाई

तिनीहरूको पापको निम्ति दण्ड दिनुहुनेछ।

तिनीहरूलाई मिश्रमा नै फर्काइनेछ।

14 किनभने इस्राएलले आफ्ना सृष्टिकर्तालाई बिर्सेर महलहरू बनायो

औ यहुदाले चौँहि पर्खाल भएका शहरहरूको संख्या बढायो।

तर म तिनीहरूका शहरहरूमा आगो लगाइदिनेछु

र त्यसले त्यसका महलहरू भस्म पार्नेछ।"

9

निर्वासितको निम्ति खिन्नता

1 हे इस्राएल, तिमी अरू देशका मानिसहरूले मनाए जस्तै खुशी नमनाऊ। तिमी खुशी न हो किनभने तिमीले आफ्ना परमेश्वरलाई त्यागेर वेश्यावृत्ति गर्न लागेको छौ। तिमीले प्रत्येक खलोमा* वेश्यावृत्ति गरेको छौ।

2 किनकि त्यो खेतमा उब्जेको अन्नले इस्राएललाई प्रयाप्त भोजन दिन सक्दैन। इस्राएलका निम्ति दाखरस पनि प्रयाप्त छैन।

3 इस्राएलका मानिसहरू परमप्रभुको देशमा बसे छैनन्। एम्ले मिश्रदेशमा फर्किजानेछ। अश्रूमा उनीहरूले यस्तो खाना खाने छन् जुन खाना उनीहरूले नखानु पर्नेथियो।

4 इस्राएलका मानिसहरूले परमप्रभुलाई अर्धको रूपमा दाखरस चढाउने छैनन्। न त उनीहरूले बलि नै चढाउँन पाउनेछन्। यो बलिदान उनीहरूको निम्ति मेरकाहरूका निम्ति शोक गर्ने रोटी जस्तै हुनेछ। त्यो खानेहरू सबै अशुद्ध हुनेछन्। परमप्रभुको मन्दिरमा उनीहरूको त्यो रोटी जान पाउँदैन। उनीहरूसँग त्यति मात्र रोटी हुन्छ जसले उनीहरू मात्र जीवित रहन सक्छन्।

5 परमप्रभुको पवित्र महा-सभाको दिन अनि परमप्रभुको चाड मनाउँदा तिमी के गर्न जाँदैछौ?

6 इस्राएलीहरू पूर्ण रूपले ध्वंस हुने डरले भाग्नेछन्, तर मिश्रदेशले तिनीहरूलाई बटुल्नेछ। अनि मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूको बहुमूल्य चाँदीका वस्तुहरूको वरिपरि झारपात उम्रनेछ। तिनीहरूका पालहरूमा काँडा उम्रनेछ।

इस्राएलले साँचो अगमवत्तालाई नकारे

7 अगमवत्ता भन्छन्, "हे इस्राएल यो कुराहरूलाई बुझि राख, दण्ड दिने समय आएको छ। जुन नराप्रो कामहरू तिमीले गरेको छौ त्यसको भोग गर्ने समय आएको छ।" किनकि इस्राएलीहरू भन्छन्, "अगमवत्ता मूर्ख छ र परमेश्वरको आत्मा भएको मानिस चाँहि बोलाह सरह छ।" अगमवत्ता भन्छन्, "तिप्रो नराप्रो कामको लागि तिमीलाई दण्ड दिइनेछ। तिप्रो धृषित कामको निम्ति तिमीलाई दण्ड दिइनेछ।"

8 परमेश्वर र अगमवत्ताको प्रजामाथिबाट एम्लेको रखवाली गर्ने हो। किनकि उसको सबै बाटोमा शिकारी पासो थापिएकोछ, अनि उसको परमेश्वरको भवनमा त्यसप्रति दुश्मनी छ।

9 गिबाका दिनमा झैं तिनीहरू आफैले आफैलाई साह्रै भ्रष्ट पारेकाछन्। परमप्रभुले इस्राएलीहरूको पापको सम्झना गर्दै तिनीहरूको पापकोलागि दण्ड दिनुहुन्छ।

मूर्ति पूजाद्वारा इस्राएलको विनाश

10 "उजाड जमीनमा कसैले अड्युर गए झैं मलाई इस्राएल पाउनु थियो। तिमीहरूको पिता-पुर्खा मैले यसरी भेट्दा जसरी पहिलो ऋतुमा कसैले नेभाराको पहिलो फल प्राप्त गर्छ। तर तिनीहरू बाल पोरकोमा गए र बाल देवताकहाँ आफूलाई अर्पण गरे। कुनै सडको घिनलाग्दो सामान जस्तो भए। उनीहरूले जुन भयानक वस्तुलाई प्रेम गर्थे त्यस्तै भए।

* 9:1: खलोमा धान दाइर्ने ठाउँ वा अन्न दाईर्ने (चुट्ने) ठाउँ।

इस्त्राएलीहरूका छोरा-छोरीहरू

- 11 “इस्त्राएलको वैभव कतै त्यसरी उडिजाने छ जसरी जुनै पंक्षी उडिजान्छ। तिनीहरूमा न त कुनै जन्म न कोही गर्भवती न गर्भधारण हुनेछ।
- 12 तर इस्त्राएलीले छोरा-छोरी पाएर हर्काए तापनि एउटै बालक पनि नरहने गरि म तिनीहरूलाई निःसन्तान तुल्याउने छु, म उनीहरूलाई त्यागिदिने छु अनि विवादमा फसाउँनेछु।”
- 13 एकसमय एप्रैमको विषयमा मैले हरियो चौरमा रोपेको कलिलो खुजूको रूख जस्तो सोचेको थिएँ। तर अहिले एप्रैमले छोराहरूलाई मार्नको लागि डोरयाउँनेछ।
- 14 हे परमप्रभु! तपाईंले उनीहरूलाई जे चाहनुहुन्छ त्यो उनीहरूलाई दिनुहोस। उनीहरूलाई एउटा यस्तो गर्भ दिनुहोस जुन तुयोस र स्तन पनि यस्तो दिनुहोस जसद्वारा दूध खुवाउनु नसकोस।
- 15 तिनीहरूको सबै दुष्टता गिलगालमा छ।
त्यही मैले तिनीहरूलाई धूणा गर्न शुरू गरेँ।
म तिनीहरूलाई तिनीहरूको कुकर्मले गर्दा
मेरो राजमहलबाट मिल्काई दिनेछु।
म तिनीहरूलाई फेरि कहिल्यै पनि प्रेम गर्ने छैन।
तिनीहरूका सबै अगुवाहरू बागी भए।
- 16 एप्रैमलाई दण्ड दिइनेछ,
तिनीहरूको जरा सुकि हाल्यो।
तिनीहरूमा फल लाग्नेछैन उनीहरूको अब धेरै सन्तान हुने छैनन्।
यदि तिनीहरूले सन्तान जन्माए पनि म तिनीहरूका प्रिय बालकहरूको हत्या गरिदिने छु,
जो तिनीहरूबाट जन्मलिनेछन्।
- 17 मेरा परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ,
किनभने तिनीहरूले उहाँलाई सुनेन।
तिनीहरू फेरि अरु देशहरूमा बरालिनेछन्।

10

इस्त्राएलको सम्पत्तिले तिनीहरूलाई मूर्ति पूजा गरायो

- 1 इस्त्राएल त्यो दाख जस्तै छ
जसले प्रशस्त मात्रमा फल दिन्छ।
तर इस्त्राएलले झूटा देवहरूको निम्ति
विभिन्न प्रकारको वेदीहरू बनाइरह्यो।
भूमि जति राम्रो बनियो त्यति नै तिनीहरूले
अपवित्र आफ्ना झूटो देवताहरूका निम्ति पत्थरहरू लगाए।
- 2 इस्त्राएलको मानिसहरूको हृदय झूटो छ।
अब तिनीहरूले आफ्नो अपराधको दण्ड भोग्ने पर्छ।
परमप्रभुले तिनीहरूका स्मारक-ढुङ्गाहरू नाश पार्नु हुनेछ।
उहाँले तिनीहरूका वेदीहरू भत्काउनु हुनेछ।

इस्त्राएलीहरूका दुष्ट निर्णयहरू

- 3 अब इस्त्राएलीहरूले भन्नेछन्, “न त हाम्रो कुनै राजा छ न त हामी परमप्रभुलाई मान्छौं अनि उनका राजाले हामीलाई केही पनि गर्न सक्नुहुन्न।”
- 4 तिनीहरू प्रतिज्ञा गर्छन्। तर तिनीहरू केवल झूटो बोल्छन्। तिनीहरू आफ्नो प्रतिज्ञा पूरा गर्दैनन्। अत तिनीहरूले जोतेका खेतमा उम्रिएको विषालु झापरात जस्तै विवाद बढ्छ।
- 5 सामरियाका बासिन्दाहरू बेताबनमा डराउँदै बाछाको पूजा गर्छन्। यस्ता मानिसले वास्तवमा विलाप गर्नुपर्छ। यस्ता पूजाहारीहरू वास्तवमा विलाप गर्छन्, किनकि उसको राम्रो मूर्ति हराएको हुन्छ। कसैले उठाएर लगेको हुन्छ।
- 6 त्यस मूर्तिलाई अश्रूको महान राजालाई उपहारका निम्ति लगिएको हुन्छ। एप्रैमको लज्जित मूर्ति उहाँ लगिने छ। इस्त्राएल चाँहि आफ्नै मूर्तिमा लज्जित हुनुपर्नेछ।
- 7 सामरियाका राजाहरूलाई नष्ट गरीदिनेछु। ऊ पानीमाथि बग्ने काठको टुक्रा जस्तै हुनेछ।
- 8 इस्त्राएलले पाप गर्‍यो अग्लो-अग्लो स्थानमा मूर्ति निर्माण गर्‍यो। आवेनको अग्लो स्थान नष्ट गरिदिइनेछ। त्यसको वेदीहरूमाथि काँडा र बनमाराहरू उम्रनेछन् र त्यही बेला तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई ढाक!” अनि डाँडाहरूलाई भन्नेछन्, “हामीमाथि खस।”
- 9 इस्त्राएलाई पापको निम्ति तिर्नेछ
9 “हे इस्त्राएल, तिमीले गिबाको समयदेखि पाप गर्न शुरू गर्‍यो। (अनि तिनीहरू अझै त्यहाँ पाप गरिरहेका छन्।) गिबाले अहिले पनि त्यही दृष्टकाम र पाप गर्दैछ।
- 10 तिनीहरूलाई दण्ड दिन म आउनेछु। तिनीहरूको विरुद्ध सेनाहरू एक भएर आउनेछन्। इस्त्राएलले आफ्नो दुइवटा पापको निम्ति दण्ड भोग्नु पर्नेछ।
- 11 “एप्रैम एउटा तालिम पाएको बाछा जस्तै थियो जो खलाको अन्नमाथि हिँड्न मन पार्दछ। म त्यसको काँधमा राम्रो जुवा राख्छु। म एप्रैमलाई डोरिले बाँध्नेछु अनि यहूदाले हलो जोत्नेछ। याकुबले स्वयं डल्लाहरू फोर्नेछ।”
- 12 धर्म रोप तब तिमीले स्थिर मायाको बाली उठाउनेछौ। खेत आफैले जोत। यो परमप्रभुलाई खोज्ने समय हो। उहाँ आउनु हुनेछ अनि तिमीमाथि धर्म बसाउनु हुनेछ।

13 तर तिमीहरूले दुष्टताको बीज रोपेकाछौं अनि तिमीहरूले अन्यायको बाली उठाएकाछौं। तिमीहरूले झटो फल खाएकाछौं किनभने तिमीहरूले आफ्नै योजना र आफ्नो विशाल संख्याका योद्धाहरूमाथि भरोसा राख्यौं।

14 यसैकारण तिमीहरूका सेनाहरूको बीच युद्धका निम्ति खेलाबेलाको स्वर सुनिनेछ, अनि तिम्रो सेनाको किल्लाहरू नष्ट हुनेछन्। यो त्यस्तै हुनेछ जस्तो बेतबेल नगरमा युद्धको समय शल्मनले नष्ट पारिदिएको थियो। युद्धको समयमा आफ्ना नानीहरूसँगै आमाहरूको पनि हत्या गरिदिएको थियो।

15 बेतबेलमा तिमीहरूलाई पनि यस्तै हुनेछ किनकि तिमीले धेरै नै कुकर्महरू गरेकाछौं। त्यस दिनको शस्वात हुँदा हुँदै इस्राएलको राजा पुरै नष्ट हुनेछन्।

11

इस्राएलहरूले परमप्रभुलाई भुल्थे

1 परमप्रभुले भन्नुभयो, “जब इस्राएल बालक थियो मैले त्यसलाई प्यारो गरे।
तब मैले आफ्नो छोरोलाई मिश्रदेशबाट बोलाएँ।

2 तर जति-जति मैले इस्राएलीहरूलाई बोलाएँ,
त्यति-त्यति तिमीहरू मबाट टाढा भए।

तिमीहरूले बाल देवताहरूलाई बलि चढाईरहे।
उनीहरूले मृतिको अगाडी धूप जलाए।

3 “एप्रैमलाई मैले हिँडन सिकाएँ।

इस्राएललाई मैले अंगालोमा बोकेँ
अनि मैले नै तिमीहरूलाई निको पारे।

तर यी सबै कुरा तिमीहरू जान्दैनन्।

4 मैले तिमीहरूलाई प्रेमको डोरी

मायाको बन्धनले बाँधेर डोर्याएँ।

म त्यस्तो व्यक्ति थिएँ जसले उनीहरूलाई स्वतंत्र गराएँ,
म निजै उनीहरूलाई खाना खुवाएँ।

5 “तर इस्राएलीहरूले परमेश्वर तर्फ जान अस्वीकार गरे। तिमीहरू फर्किएर मिश्र जाने छैनन्, सद्रामा अशशरका राजा नै तिमीहरूका राजा हुनेछन्।

6 उनीहरूका शहरमाथि तरवार झुण्डाई दिइनेछ। यही तरवारद्वारा उनीहरूका शक्तिशाली मानिसहरूलाई वध गरिनेछ। उनीहरूको मुखियाहरूको काम नष्ट गरिइन्छ।

7 “मेरो प्रजाहरू फर्कने आशा गर्छन् उनीहरू माथिका परमेश्वरलाई पुकार्छन् तर परमेश्वरले उनीहरूलाई सहायता गर्नु हुँदैन।”

परमप्रभुले इस्राएललाई नष्ट गर्न चहानुहुन्छ

8 “हे एप्रैम म तिमीलाई कसरी छोडिदिऊँ?
ए इस्राएल म तिम्रो रक्षा गर्न चाहँन्छु।

म तिमीलाई कसरी अदमा जस्तै तुल्याऊँ!

म चाहँदिन कि तिमीलाई सबोयीम जस्तै बनाऊँ।

म आफ्नो मन बद्दली रहेछु,

तिमीप्रति दयाले मन पल्लिरहेछ।

9 म मेरो प्रचण्ड रिसलाई जित्र दिनेछैन।

म फेरि एप्रैमलाई नष्ट पार्नेछैन।

म त परमेश्वर हुँ, म कुनै मानिस होइन।

म तिमीहरू माझ एक पवित्र छु।

म तिमीहरूसँगै छु।

म आफ्नो रिस देखाउनेछैन।

10 म सिंह जस्तै गर्जने छु, म गर्जन्छु

अनि मेरा सन्तान मसँग आउने छन्,

र मेरो पछि-पछि हिँडनेछन्।

मेरा सन्तानहरू डरले थर-थर काप्दै पश्चिमबाट आउनेछन्।

11 तिमीहरू चरा जस्तै वेगसित

मिश्र देशबाट आउनेछन्।

तिमीहरू अशशरको भूमिबाट ढुक्क जस्तै आउनेछन्

अनि म तिमीहरूलाई घरमा पठाउनेछु।”

परमप्रभुले यो भन्नु भयो।

12 “एप्रैमले मलाई झटो देवताहरूले छोपेकोछ।

इस्राएलका मानिसहरूले मेरो विरोधमा षड्यन्त्र रचे।

तर यहूदा अहिले सम्म परमेश्वरसँग छ।

यहूदा पवित्र र सौचो छ।”

12

परमप्रभु इस्राएलको विरुद्धमा हुनुहुन्छ

- 1 एप्रैमले आफ्नो समय नष्ट गर्छ। इस्त्राएल दिनभरि “हावाको पछि पछि भागिहिड्छु”। प्रजाहरू ज्यादा भन्दा ज्यादा झटो बोल्छन्, र चोरी गर्छन्। तिनीहरूले अश्रुहरूसंग सन्धि गर्छन् अनि आफ्नो भद्राक्षको तेल मिश्र देश लिएर जान्छन्।
- 2 परमप्रभु भन्नुहुन्छ, “मेरो तर्क यहदाको विरुद्धमा छ। याकूबलाई उसले गरेको कर्मका निम्ति दण्ड दिनुपर्छ। उसलाई उसले गरेको कु-कर्मका निम्ति निन्ध्य नै दण्ड दिनुपर्छ।
- 3 जब याकूब आफ्नो आमाको गर्भमा थियो, अनि गर्भमा हुँदै उसले आफ्नो दाज्यूलाई छल्लन शुरू गर्‍यो। याकूब एकजना शक्तिशाली युवक थियो अनि त्यसै समय उसले परमेश्वरसँग कुशती लख्यो।
- 4 याकूबले परमेश्वरका स्वर्गादृतसित ऊ युद्ध गर्‍यो अनि विजय भयो। ऊ रोयो अनि दयाको निम्ति विन्ति गर्‍यो। यो घटना बेतेलमा भएको थियो, त्यहाँ उसले परमेश्वरसंग बातचीत गर्‍यो।
- 5 यहोवा सेनाहरूका परमेश्वर हुनुहुन्छ। उहाँको नाउँ यहोवा हो।
- 6 यसकारण आफ्नो परमेश्वरतिर आऊ। उहाँ प्रति साँचो होऊ। राम्रो कर्म गर। परमेश्वरमाथि सधैं निर्भर गर।
- 7 “याकूब एक व्यापारी हो। ऊ आफ्नो साथीहरू समेतलाई ठग्यो। उसको तराजू झटो छ।
- 8 एप्रैम भन्छ, ‘म धनी छु। मैले साँचो धन प्राप्त गरेको छु। मेरो अपराधको बिषयमा कसैले पनि थहा पाउने छैन।’
- 9 “तर जबदेखि तिमी मिश्रदेशमा थियो म त त्यही समयदेखि नै परमप्रभु तिम्रो परमेश्वर हुँ। म तिमीलाई भेट हुने पालका दिनहरूमा जस्तै पालमा राख्छु।
- 10 मैले अगमवक्तासित कुरा गरेकोछु र बारम्बार दर्शन दिएकोछु। मैले अगमवक्तालाई तिमीहरूको आफ्नो पाठ पढाउन धेरै तरीका पनि दिएकोछु।
- 11 तर गिलादमा फेरि पनि पाप छ। अनुपयोगी मूर्तिहरू धेरै छन्। गिलगालमा तिनीहरू गोस्हरू बलिको रूपमा चढाउँछन्। तिनीहरूका धेरै जस्ता वेदीहरू जोतेको खेतमा थुपारेको ढुङ्गाका थूपाहरू जस्ता छन्।
- 12 “याकूब आरामको खेतमा भागेर गए। यस जग्गामा इस्त्राएलले पद्रीको निम्ति काम गरेको थियो। स्वाप्ती पाउनको निम्ति उसले भेडाहरूको हेरचाह गर्‍यो।
- 13 तर परमप्रभुले एउटा अगमवक्ताद्वारा इस्त्राएललाई मिश्र देशबाट लिएर आउनुभयो। परमप्रभुले एकजना अगमवक्ताद्वारा इस्त्राएललाई सुरक्षित राख्नुभयो।
- 14 तर एप्रैमले परमप्रभुलाई धेरै रिस उठाइदियो। एप्रैम मृत्यु-दण्ड पाउने अपराधको दोषी छ। यसैकारण उसलाई उसको अपराधको निम्ति दण्ड दिइनेछ। उसको मालिकले उसलाई लज्जित पार्नुहुनेछ।”

13

इस्त्राएल आफै नष्ट भयो

- 1 “एप्रैम आफैले इस्त्राएलमा आफूलाई महान बनायो। एप्रैम जब बोल्थ्यो मानिसहरू डरले थर-थर काम्थे। तर एप्रैमले पापकर्म गर्‍यो। उसले बाल देवताहरूको पूजा गर्न थाल्यो। त्यसैकारण मर्नेछ।
 - 2 इस्त्राएलले धेरै पाप गर्न थाल्यो। तिनीहरूले आफ्नो निम्ति मूर्तिहरू बनाए। करीगरले चाँदीको सुन्दर मूर्तिहरू बनाउन थाले अनि आफ्ना मूर्तिहरूसित कुरा गरे। तिनीहरूले ती मूर्ति सामु बलि चढाउन अनि बाछाहरूलाई चुम्बन गर्न शुरू गरे।
 - 3 अत तिनीहरू चाँडे विलीन हुनेछन्। तिनीहरू कुइरो जस्तै हुनेछन् विहानको शीत जुन पछि तर चाँडे नै हराउँछ। इस्त्राएलीहरू हावाले उडाउँने भुस जस्तै हुन। तिनीहरू चिम्नीबाट बाहिर निस्के पछि हराउने धूँवा जस्तै हुन।
 - 4 “मिश्रदेशमा जब तिमीहरू थियो, त्यहि समयदेखि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म बाहेक तिमीहरूले अन्य कुनै परमेश्वरलाई चिन्दैनौ। त्यो म नै हूँ जसले तिमीहरूलाई बचायो।
 - 5 उजाड भूमि तथा खडेरी परेको देशमा म तिमीहरूलाई चिन्थे।
 - 6 मैले नै इस्त्राएलीहरूलाई खान दिएँ। उनीहरूले त्यो भोजन खाए। आफ्नो पेट भरिए पछि उनीहरू तुप्त भए। उनीहरू धमण्डी भए अनि मलाई उनीहरूले भुलिहाले।
 - 7 “यसैकारण म तिनीहरूको निम्ति सिंह जस्तै हुनेछु। बाटोको किनारामा म चितुवा जस्तै ढुकिबस्नेछु।
 - 8 म उनीहरूसँग माऊ भालू झैं झम्टन्छु जसले उसका छाउराहरू खोसिदिएकोछ। म उनीहरूमाथि हमला गर्छु। म उनीहरूको छाती चिरीदिन्छु। म त्यो सिंह अथवा अन्य कुनै हिषक जनवार जस्तै हुनेछु जसले आफ्नो शिकार लुछी-लुछी खाई रहेको हुन्छ।”
- परमेश्वरको क्रोधबाट कसैले इस्त्राएललाई बचाउनु सक्तैन
- 9 “हे इस्त्राएल, मैले तिम्रो रक्षा गरे तर तिमीले मेरो विरोध गर्‍यो। यसकारण म तिमीलाई नष्ट गर्नेछु।
 - 10 कहाँ हुनुहुन्छ तिम्रो राजा? उहाँले तिम्रो सबै शहरहरूमा तिमीलाई सघाऊ पुर्याउन हुनेछैन। कहाँ हुनुहुन्छ तिम्रा न्यायधीश? ‘मलाई एउटा राजा अनि धेरै राजकुमारहरू दिनुहोस,’ भनी विन्ती गरेको थियो।
 - 11 म क्रोधित भएँ अनि मैले तिमीहरूलाई एउटा राजा दिएँ। म अझ अधिक क्रोधित भएँ अनि मैले उसलाई तिमीहरू देखि छुटाएँ।
- 12 “एप्रैमको दोष एउटा बिटोमा बाँधिएकोछ, उसको पाप अभिलेखमा राखिएको छ। ऊ दाण्डित हुनेछ।
 - 13 उसलाई प्रसव वेदना हुनेछ। ऊ एउटा अज्ञानी शिशु जस्तै हो चुनौती सामना गर्ने ठीक समयमा ऊ आउँदैन।
 - 14 “के म उनीहरूलाई पातालको शक्तिदेखि बुचाऊँ? के म उनीहरूलाई मृत्यु देखि मुक्त गराऊँ? हे मृत्यु! तेरो विध्वंसक प्रकोप कहाँ छ? हे विहान तेरो शक्ति कहाँ छ?

मेरो आखाँबाट अब दया लुकेकोछ।

- 15 इस्राएल आफ्नो दाज्यू-भाइहरूको बीच बढी रहेको छ,
तर पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड मरुभूमिबाट आउनेछ
अनि इस्राएलको कुवाहरू सुक्ने छन्।
त्यसको पानीको मूल सुखेछ।
त्यो आँधीले इस्राएलका सबै बहुमूल्य बस्तुको भण्डार रित्तो पारिदिने छ।
- 16 सामारियाले दण्ड भोग्नेछ
किनकि उसले आफ्नो परमेश्वरदेखि मुख बटारेको छ।
इस्राएलीहरूलाई तलवारद्वारा मारिने छ,
उनीहरूको सन्तानलाई पछाडि मारिनेछ
अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट निचोरिनेछ।”

14

परमप्रभुतिर फर्क

- 1 हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ।
2 जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन,

“हाम्रा सबै पापहरू टाढा गरेर,
जे कुरा राम्रो छ त्यसलाई ग्रहण गर जुन हामीले भनिरहेकाछौ।
हामी हाम्रो मुखले तपाईंको स्तुति गाउँछौ।
3 अशश्रुले हामीलाई बचाउन सक्तैन।
हामी घोडहरूमाथि सवार हुनेछैनौ।
न त हामी आफ्नो हातले बनाएको कुरालाई
‘हाम्रो परमेश्वर’ भन्नेछौ।
किनकि बिना आमा बाबुका संतानहरूप्रति दया गर्ने
केवल तपाईं मात्र हुनुहुन्छ।”

परमप्रभुले इस्राएललाई क्षमा गर्नुहुन्छ

- 4 परमप्रभु भन्नुहुन्छ,
“उनीहरूले मलाई त्यागे।
म उनीहरूलाई यसको निम्ति क्षमा दिन्छु।
म उनीहरूलाई मुक्त भावले प्रेम गर्नेछु। म अब उनीहरू प्रति क्रोधित हुनेछैन।
- 5 म इस्राएलको निम्ति शीत झै बन्दछु।
इस्राएल लिली फूल झै फुल्नेछ।
लबानोन झै त्यसको जरा फैलनेछ।
- 6 त्यसका हाँगाहरू भद्राक्षको रूख झै हुनेछन्।
त्यो सुन्दर हुनेछ।
त्यो त्यस सुगन्ध झै हुनेछ
जुन लबानोनको रूखको जराबाट आउँछ।
- 7 इस्राएलका मानिसहरू फेरि मेरो संरक्षणमा हुनेछन्।
तिनीहरू अन्न झै बढ्नेछन्।
तिनीहरू अङ्गुरका लहरा झै फल्ने र फुल्ने छन्।
अनि तिनीहरूको सुगन्ध लबानोनको दाखरस जस्तै हुनेछ।
- परमप्रभुले इस्राएललाई मृतिको विषयमा चेतावनी दिनुभयो
- 8 “हे एषम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन।
म नै एकजना हुँ जसले तिम्रो प्रार्थनाहरूको उत्तर दिन्छु।
म नै एकजना हुँ जसले माथिबाट तिम्रो रक्षा गर्छु।
म सधैं हरियो रहने सल्लाको रूख जस्तै हुँ। त्यसको फल मबाट नै आउँछ।”

अन्तिम सल्लाह

- 9 यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ।
यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ।
परमप्रभुको बाटो ठीक छ।
असल मानिसहरू तिनीहरूद्वारा बाचछन्।
पापीहरू तिनीहरूद्वारा मर्छन्।

योएलको पुस्तक

सलहहस्ले देशलाई उजाड पारे

1 पतुएलको छोरा योएलले परमप्रभुको यो वचन प्राप्त गर्‍यो:

2 हे अगुवाहरू हो, यो वचन सुन!

हे यो देशका सबै बासिन्दाहरू हो! तिमीहरू मेरो कुरामा ध्यानदेऊ।

के तिमीहरूको जीवनकालमा पहिला कहिले यस्तो भएको थियो? होइन!

के तिमीहरूका पिता-पुर्खाहरूको समयमा कहिले यस्तो घटना घटेको थियो? होइन!

3 तिमीहरूका छोरा-छोरीहरूलाई यो कुरा बताऊ,

अनी तिम्रो छोरा-छोरीहरूले उनीहरूका छोरा-छोरीहरूलाई बताउने छन्।

तिमीहरूको नाति-नातीनाले आफ्ना आउने पुस्तालाई बताउने छन्।

4 जे कुरो काट्ने सलहहस्ले छोडेका थिए,

सबै बगाले सलहहस्ले खाए।

अनि जेकुरा बगाले सलहहस्ले छोडेका थिए,

ती सबै उफ्रने सलहहस्ले खाए।

जे उफ्रने सलहहस्ले छोडेका थिए,

ती सबै विनासकारी झुसुले सलहहस्ले खाए।

सलहहस् आइपुग्नु थाले

5 हे मतवालाहरू! जाग अनि रोऊ!

तिमीहरू सबै दाखरस पिउनेहरू हो! जोडसित रोऊ।

किनभने तिमीहरूको मिठो दाखरस अब छैन।

अब तिमीहरूले मिठो नयाँ दाखरस पाउने छैनौ।

6 एउटा ठुलो अनी शक्तीशाली जातिले

मेरो देशलाई आक्रमण गरेका छन्।*

तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्।

तिनहरूका दाहाहरू सिहीनीका जस्तै छन्।

7 ती मानीसहरूले मेरो दाख बारीहरू नष्ट पारिदिए।

दाखको बारी ओइलायो त्यसपछि मर्‍यो।

ती मनिषहरूले मेरो राम्रो नेभाराका बोटहरू नष्ट पारिदिए।

बोटको बोक्रा समेत उफ्काई नभएको नाङ्गो पारेर फालिदिए।

मानिसहरू रून्छन्

8 कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ।

जसले लोभेको निम्ति भाङ्ग्रा लगाएकीछे जसको हुनलागेको लोभे विवाह हुनुभन्दा पहिला नै मरिएको छ।

9 पूजाहारीहरू परमप्रभुका सेवकहरू रोज्।

किनभने अब अन्नबली, र अर्घबली परमप्रभुलाई चढाईनेछ।

10 खेत उजाड पारीएकोछ।

यहाँ सम्म कि खेत पनि रूँदैछ।

किनभने अन्नहरू सबै नष्ट भयो

नयाँ दाखरस सुख्खा भयो

अनि भद्राक्षेको तेल पनि समाप्त भयो।

11 हे किसानहरू! निरास हो।

हे दाखवरीका किसानहरू अचकाली विलाप गर।

गहूँ र जौको निम्ति विलाप गर

किनकि खेतको फसलहरू नष्ट भएकोछ।

12 दाखको बोट सुकाइयो

अनि नेभाराको बोट ओइलाएकोछ।

अनार, खजुर अनि स्याउका बोटहरू सुकाइयो।

बारिका सबै झुक्नुका सुकेका छन्।

मानिसको बिचमा भएको आनन्द अन्त भएकोछ।

13 हे पूजाहारीहरू! भाङ्ग्रा लगाऊ अनि सधैं विलाप गर।

हे वेदीका सेवकहरू हो! विलाप गर।

हे मेरा परमेश्वरका सेवकहरू! तिमीहरू भाङ्ग्रा लिएर सुत।

किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।

* 1:6: एउटा ... गरेका छन् सम्भवत सलहहस्ले विनाश गरे झैं। (हनु सक्छ योएलले यहाँ शत्रुको सेनाहरूको कुरा गरिरहेका छन्।)

सलहहस्द्वारा डरलागदो विनाश

14 उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहस्ताई बोलाऊ। सभामा अगुवाहरू र यो देशका सबै बासिन्दाहस्ताई भेला गराऊ। उनीहस्ताई परमप्रभु तिमीहस्का परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।

15 त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ।

16 हाम्रो खाने भोजन हाम्रो आँखाले हेर्दा हेर्दै हरायो। हाम्रो परमेश्वरको भवनबाट आनन्द र हँस हराएर गयो।

17 हामीले बिऊहरू त रोपेका थियौं तर जमीनमै सुकेर मर्यो। हाम्रो बोट बिस्वा सुकेर मर्यो। हाम्रा अन्नको भण्डारहरू खाली भयो अनि नष्ट भएर गयो।

18 हाम्रा पशुहरू भोकले कराइरहेका छन्। हाम्रा गाई गोरुका बथान यता-उता छरपष्ट भए। तिनीहस्ताई घाँस खान पाउँदैनन्। भेडाहरू पनि मरिरहेका छन्।

19 हे परमप्रभु! म तपाईंलाई सहायताको निम्ति प्रार्थना गर्दैछु। किनकि हाम्रो हरियो मैदानहरू आगोले मस्झमि बनाइदियो। मैदानका सबै रूखहरू आगोको ज्वालाले जलाई दिए।

20 वन पशुहरू पनि तपाईंको सहायता चाहन्छन्। नदीहरू सुकी सके, कतै पनी पानीको नाउँ निशान छैन। आगोले हाम्रो हरियाली मैदानलाई मस्झमि बनाई दियो।

2

परमप्रभुको आउने समय

1 सियोनमा तुरही फुक,

मेरो पवित्र पर्वतमा चेतावनीतको ध्वनि बजाऊ।

ती सबै मानिसहस्ताई जो यो देशमा बस्छन् डरले थरथर कामुन्?

परमप्रभुको विशेष दिन आउँदैछ।

परमप्रभुको विशेष दिन नजिकै छ।

2 त्यो दिन अन्धकार उदासी दिन हुनेछ।

त्योदिन धेरै अँध्यारो र बादलले ढाकेको हुनेछ।

तिमीहरू विशाल र शक्तिशाली मानिसहरू पर्वतमा अन्धकार झैं फैलिँदै गरेको देखे छौ।

तिनीहरू जस्ता धेरै संख्यामा मानिसहरू

पहिले त्यहाँ कहिल्यै पनि आएका थिएनन्

अनि न त भविष्यमा यस्तो हुनेछ।

3 तिनीहस्ताई आगोले भष्म पार्छ। तिनीहस्ताई पछाडी आगोको ज्वाला दन्कन्छ।

भूमि मानिसको सामुने अदन्को बगैँचा झैं हुनेछ

अनि मानिसको पछि उजाड मस्झमि जस्तै हुनेछ।

त्यहाँ केही पनि रहने छैन।

4 सलहहरू घोडा जस्तै देखिन्छन्

अनि तिनीहरू युद्धको घोडा जस्तै दौडन्छन्।

5 तिनीहस्ताई सुन!

तिनीहस्ताई ध्वनि युद्धको समयमा

रथ पहाडमा चढ्दा भएको खैला-बैला जस्तै हुन्छ।

त्यो आवज भूस जलेर निस्केको

आगोको ज्वाला जस्तै छ।

एक हुल शक्तिशाली मानिसहरू

युद्धका निम्ति तत्पर हुँदाको जस्तै हुनेछ।

6 मानिसहरू तिनीहस्ताई अघि डरले थर-थर काम्छन्।

तिनीहरू को अनुहार डरले पहुँलो हुन्छ।*

7 तिनीहरू योद्धाहरू झैं दगुर्छन्।

तिनीहरू युद्धका मानिसहरू झैं पर्खालमाथि चढ्छन्।

प्रत्येक मानिस सोझो अघाडी बढ्छन्।

तिनीहरू पक्ति नबिगारी हिड्छन्।†

8 उनीहरू एक अर्कामाथि ठेलाठेल गर्दैनन्।

प्रत्येक सेना आफ्नो बाटोमा हिड्छन्।

यदि कुनै सेनालाई चोट लागेर लडे पनि

अरु सेनाहरू अघि बढि रहन्छन्।

9 तिनीहरू कुदेर शहरमा पसेछन्

अनी चाँडै पर्खाल माथि कुद्नेछन्।

तिनीहरू घरमाथि चढ्छन्

अनि झ्यालबाट चोरहरू जस्तै भित्र पस्छन्।

10 तिनीहस्ताई आगाडी पृथ्वी हल्लिन्छ, आकाश काम्छ।

सूर्य र चन्द्रमा पनि अँध्यारो हुन्छ अनि तारा चम्कन छोड्छ।

11 परमप्रभुले आफ्नो सेनाहस्ताई ठुलो स्वरले बोलाउनु हुन्छ।

* 2:6: मानिसहरू ... हुन्छ यो पद हिब्रूमा अनिश्चित छ। † 2:7: तिनीहरू ... हिड्छन् यो पद हिब्रूमा अनिश्चित छ।

उहाँको छाउनी अत्यन्त विशाल छ।
ती जसले परमप्रभुको आज्ञा पालन गर्छन्
तिनीहरू धेरैल संख्यामा छन्।
परमप्रभुको विशेष दिन महान् अनि डर लाग्दो हुनेछ।
यो कसले सहन सक्छ र?

परमप्रभुले मानिसलाई परिवर्तन हुनु भन्नुहुन्छ
12 परमप्रभु भन्नु हुन्छ:

“अहिले पनि तिमीहरू सम्पूर्ण हृदयले
उपवास बसेर रन्दै र शोक गर्दै
म तिर फर्क ।

13 लुगा होइन, तिमीहरू को हृदय फट्टाए रोज।”[‡]
परमप्रभु तिमीहरूका परमेश्वरकहाँ फर्केर आऊ।

उहाँ दयालु अनि करुणामय हुनुहुन्छ।
उहाँ चाँडै रिसाउनु हुन्न।

उहाँ को प्रेम महान छ,
दण्ड दिने बिषयमा उहाँले
जो निर्णय लिनु भएको छ
त्यो उहाँले परिवर्तन गर्न सक्नु हुन्छ।

14 कसले जान्दछ, हुनसक्छ परमप्रभुले आफ्नो मन बदलीन सक्नु हुन्छ।
यो पनि हुनसक्छ उहाँले तिमीहरूलाई आशिष दिनुहुन्छ।

अनि फेरि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई
अन्नबलि र अर्घबलि चढाउन योग्यका हुने छौ।

परमप्रभुलाई प्रार्थना गर
15 सियोनमा तुरहि फुक,
महा-पवित्र सभा बोलाऊ।
उपवासको विशेष समयलाई बोलाऊ।

16 मानिसलाई भेला गर।
त्यो विशेष सभाकोलागि उनीहरूलाई बोलाऊ।
तिमीले बूढा-प्रधानहरू अनि नानीहरूलाई भेला गर।
त्यो दुधे-बालकलाई पनि लिएर आऊ,

नयाँ दुलहा-दुलहीलाई
सिधै तिमीहरूको कोठाबाट बोलाऊ।

17 पूजाहारीहरू, परमप्रभुका सेवकहरू
मन्दिरको दलान वेदीको बिचमा रहनु।
तिनीहरूले भनुन, “हे परमप्रभु तपाईंका मानिसहरूलाई दया देखाउनुहोस्।
तपाईंका मानिसलाई लज्जित हुन नदिनु होस्।
तिनीहरूलाई राष्ट्रहरूको बिचमा हौंसोको पात्र नबनाउनु होस्।
तपाईंले अन्य देशहरूलाई हौंसै भन्ने अवसर नदिनुहोस्,
“तिनीहरूका परमेश्वर कहाँ हुनुहुन्छ?” ”

परमप्रभुले तिम्रो देश फिर्ता दिनुहुन्छ
18 तब परमप्रभु आफ्नो भूमिको निम्ति अत्यन्तै जोशिलो हुनुभयो।
उहाँ आफ्ना मानिसहरूमाथि कृष्णामय हुनुभयो।
19 परमप्रभुले आफ्ना मानिसहरूलाई उत्तर दिनु भयो।
उहाँले भन्नुभयो, “म तिमीहरूका निम्ति अन्नहरू, नयाँ दाखरस र तेल पठाउनेछु।
तिमिहरूका निम्ति प्रशस्त हुनेछ।
म तिमीहरूलाई अन्य जातिहरूको बिचमा हौंसोको पात्र बनिन दिने छैन।

20 त्यहाँ आएका उत्तरवासीहरूलाई[§] तिमीहरूको देशबाट हटाइदिनेछु।
उनिहरूलाई बौद्धो र उजाड देशमा पठाइदिनेछु,
त्यसमध्ये आधिलाई पूर्वको समुद्रपट्टि पठाई दिनेछु,
अनि फेरि आधिलाई पश्चिमको समुद्रतर्फ पठाईदिनेछु।
उनीहरूले यस्तो घृणित कर्म गरेका छन्,
उनीहरूसडेको दुर्गन्धमाथि उद्नेछन्। तिनीहरूको नराम्रो गन्ध उँभो जानेछ।

तिनीहरूले धेरै धिनलाग्दा कामहरू गरेका छन्।”

फेरि देशलाई नयाँ बनाईने छ
21 हे देश नडरा!
तँ खुशि भएर रमाइलो गर,

[‡] 2:13: लुगा होइन ... हृदय फट्टाए आफ्नो दुःख प्रकट गर्न मानिसहरू आफ्ना लुगा च्यात्थे। यहाँ परमेश्वरले चाहानु हुन्छ कि मानिसहरूले गरेका दुःख कामको बारेमा तिनीहरू सँचो रितले दुःखित होउन्।
[§] 2:20: उत्तरवासीहरूलाई बाबेल सेना यहूदामा आक्रमण गर्न उत्तर दिशाबाट आउँथे। अस्त्राह्वलबाट सेनाहरू इस्राएलको दक्षिण र पूर्वका सेनाहरू यहूदा र इस्राएललाई आक्रमण गर्न यस दिशाबाट आउँथे।

- किनकि परमप्रभुले दूला-दूला काम गर्नु हुनेछ।
 22 हे जङ्गलका पशुहरू! नडराऊ,
 बनको उजाड खर्कमा हरियाली आउनेछ।
 रुखहरूले फलदिन थाल्नेछन्।
 नेभाराको बोटहरू र दाखको बोटहरूले प्रशस्त फल दिनेछ।
- 23 हे सियोनका मानिसहरू! खुशीहोऊ।
 परमप्रभु, तिमीहरूका परमेश्वरसँग रमाऊ।
 किनभने उहाँले तिमीहरूलाई राम्रो गर्नुहुनेछ।
 उहाँले तिमीहरूलाई अधिल्लो र पछिल्लो दुबै झरी पहिला झै पठाई दिनुहुन्छ।
- 24 अब खलाहरू गहुँले भरिपूर्ण हुनेछन्।
 अनि दाख-कुण्डहरू नयाँ दाखरस र तेलले भरिनेछन्।
- 25 “म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरूको बिस्टुमा पठाएको थिएँ।
 ती काट्ने सलहहरू, ती बगाले सलहहरू
 अनि उफ्रने सलहहरूले तिम्रा सबै अन्नहरू खाईदिए।
 तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु।
 तिमीहरू फेरि भरिभराऊ हुनेछौ।
- 26 फेरि तिमीहरूसँग प्रशस्त खानेकुरा हुनेछ।
 तिमीहरू सन्तुष्ट हुनेछौ र तिमीहरूले परमप्रभु
 तिमीहरूका परमेश्वरको प्रशंसाको गीत गाउनेछौ।
 उहाँले तिम्रा निम्ति आश्चर्यचकित काम गर्नु भएकोछ।
 अब मेरो मानिसहरू कहिल्यै लज्जित हुनेछैनन्।
- 27 अनि तिमीले थाहापाउनेछौ म इस्त्राएलको बीचमा छु।
 अनि फेरि तिमीले जन्नेछौ म परमप्रभु तिमीहरूको परमेश्वर हूँ
 र म वाहेक अर्को कुनै परमेश्वर छैन।
 मेरा प्रजाहरू फेरि कहिल्यै लज्जित हुनेछैनन्।”
- परमेश्वरले उहाँको आत्मा सबै मानिसलाई दिनुहुन्छ
- 28 “त्यसपछि,
 म तिमीहरू सबै माथि मेरो आत्मा खन्याउँनेछु।
 तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी गर्नेछन्।
 तिमीहरूका बूढा मानिसहरू स्वप्न-दर्शी हुनेछन्।
 तिनीहरूका जवानले दर्शन देखेछन्।**
- 29 त्यस समय म आफ्ना आत्मा मेरा दास
 र दासीहरूसमाथि खन्याउनेछु।
- 30 पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु।
 त्यहाँ रगत, आगो र धुँवाँको खम्बाहरू हुनेछन्।
- 31 सूर्य अँध्यारोमा बदल्नेछ।
 चन्द्रमाको रंग रगतमा बदल्नेछ।
 अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ।
- 32 अनि हरेक मानिस जसले परमप्रभुको नाउ पुकार्छ उसलाई बचाइनेछ।
 किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरू सियोन डाँडा र यरूशलेममा हुनेछन्।
 यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ।
 बाँचेहरूको बिचमा तिनीहरू हुनेछन्
 जसलाई परमेश्वरले बोलाउनु हुनेछ।

3

यहूदाको शत्रुहरूलाई सजाय दिईनेछ

- 1 “हो, ती दिनहरूमा अनि त्यस समयमा म यहूदा र यरूशलेमलाई कैदबाट मुक्त पार्नेछु अनि देशबाट निर्वासितहरूलाई फर्काएर ल्याउनेछु।*
 2 म सबै जातिलाई भेला गर्नेछु। यो सबै जातिलाई यहोशापातको बेसीमा भेला पार्छु, अनि त्यहाँ मै म उनीहरूलाई न्याय गर्नेछु। तिनहरूलेनै मेरो मानिसहरूलाई तितर-बितर परेका थिए। अन्य जातिहरूको बिचमा बस बाध्य तुल्याएको थिए। यसैकारण म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूले मेरो भूमिलाई भाग-भाग गरेकाछन्।
 3 तिनीहरूले मेरो मानिसहरूको निम्ति चिन्ता हाले। तिनीहरूले एउटा केटालाई वेश्यागमनको लागि बिक्रिमेरनी एउटी केटीलाई दाखरसको निम्ति बेचे अनि मद दिए।
 4 “हे सोर र सिदोन, पलिशतीका सम्पूर्ण भूमिहो। मलाई तिमीहरू को वास्ता छैन? के तिमीहरू मैले गरेको कुनै कर्मको निम्ति सजाय दिइरहेछौ! हुनसक्छ तिमीहरूले यो सोचिरहेका होलाऊ कि तिमीहरूले मलाई दण्ड दिई रहेकाछौ, तर चाँडै म नै तिमीहरूलाई दण्ड दिनेछु।
 5 तिमीहरूले मेरो सुन र चाँदी चोर्ने। मेरो बहुमूल्य रत्नहरू चोरेर तिमीहरूले तिम्रो आफ्नो मन्दिरमा राख्यौ।

** 2:28: पद 28 हिब्रूमा यो पद अध्याय 31 हो।

* 3:1: पद 1 हिब्रूमा यो पद अध्याय 41 हो।

- 6 “तिमीहरूले यहदा र यरूशलेमका बासिन्दाहरूलाई यूनानीहरूको हातमा बेचिदियौ। ता कि तिनीहरू आफ्नो भूमिबाट टाढा लगिनेछन्।
- 7 तिमीहरूले मेरा मानिसहरूलाई तिनीहरूका देशबाट टाढा पठायो। तर म तिनीहरूलाई फर्काएर ल्याउन लागेको छु अनि तिमीहरूले जे गर्थौ त्यसका निम्ति म तिमीलाई दण्ड दिनेछु।
- 8 म तिमीहरूका छोरा-छोरीहरूलाई यहदाकै हातमा बेचिदिनेछु। अनि उनीहरूले फेरि तिनीहरूलाई एउटा टाढा देशमा बस्ने शबाहरूको हातमा बेचिदिनेछन्।” यो कुरा परमप्रभुले भन्नुभएकोछ।
- युद्धको निम्ति तयार होऊ
9 जाति-जातिहरूलाई यो बताई देऊ,
युद्धकोलागि तयारिबस!
सुरबिरहरूलाई बोलाऊ,
सम्पूर्ण योद्धाहरूलाई भेलागर।
उनीहरूलाई जगाऊ!
- 10 तिनीहरूको हलोको फालीहरू पिटेर तलबार बनाऊ।
हँसियाहस्ता टिमीहरूका भाला बनाऊ।
त्यो कमजोर मानिसले भनुनु,
“म एउटा योद्धा हँ!”
- 11 हे सबै देशका जातिहरू!
छिटो गर! त्यहाँ भेला होऊ।
हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली वीरहरू लिएर आउनु होस्।
- 12 हे देशबासीहरू, उठ!
यहोशापातको बेसीमा आऊ!
म त्यही बसेर
सबै जातिहरूको न्याय गर्नेछु।
- 13 तिमी हँसिया लिएर आऊ!
किनकि फसल काट्ने समय भईसकेको छ।
आऊ! दाखहरू कुल्च,
किनकि दाखको घडा भरिसकेको छ।
घडा भरिन्छ अनि उब्ने बाहिर आउँछ।
किनकि उनीहरूले ज्यादै दुष्टता देखाएकाछन्।
- 14 निर्णय गरिने बेसीमा मानिसको धुइरो छ,
किनकि फैसला गर्ने बेसीमा परमप्रभुको विशेष दिन नजिकै आएकोछ।
- 15 सूर्य, चन्द्रमा अँध्यारो हुनेछन्।
ताराहरू चम्कने छैनन्।
- 16 परमप्रभु परमेश्वर सियोनबाट गर्जनु हुनेछ।
उहाँ यरूशलेमबाट गर्जनु हुनेछ।
आकाश र पृथ्वी धरधर काँने छ,
तर परमप्रभु उहाँका मानिसहरूका निम्तिशरणस्थान हुनुहुनेछ।
एउटा सुरक्षित स्थान इम्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।
- 17 “त्यस समय तिमीहरूले जान्नेछौ की
म नै परमप्रभु तिमीहरूको परमेश्वर हँ।
म सियोनमा बस्छु, जुन चाँहि मेरो पवित्र पर्वत हो।
यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरू कहिल्यै जानेछैनन्।”
- यहदालाई जीवनका निम्ति नयाँ प्रतिज्ञा
- 18 “त्यसदिन मिठो दाखरस पहाडहरूमा चुहिनेछ।
डाँडाहस्ता दूधको नदी बग्नेछ।
यहदाका सबै खोल्साहरूमा पानी बग्नेछ।
परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर
सिस्तिमको बेसीलाई भिजाउने छ।
- 19 मिश्रदेश मरुभूमिझै हुनेछ अनि एदीम पनि उजाड भूमि हुनेछ।
किनकि तिनीहरू यहदाका मानिसहरू प्रति निष्ठुर थिए।
तिनीहरूले तिनीहरूकै देशको
निर्दोष मानिसको हत्या गरेका छन्।
- 20 यहदाका मानिसहरू सदा-सर्वदा रहनेछन्
अनि यरूशलेम पुस्तौ-पुस्ता सम्म मानिसको बासस्थान हुनेछ।
- 21 तिनीहरूले मेरो मानिसहरूको हत्या गरे।
यसकारण म उनीहरूलाई सजाय दिनेछु।”

किनकि परमप्रभु परमेश्वर सियोनमा बास गर्नुहुन्छ।

आमोसको पुस्तक

परिचय

1 आमोसको वचन! आमोस तको देशको एकजना भेडा गोठालो थिए। यहदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबामबेलको पालामा भुईचालोको दुइ बष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए।

आरामको निम्ति सजाए

2 आमोसले भने,

“परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ।

परमप्रभुको ठुलो गर्जन यस्शलेमबाट हुनेछ।

यस समयमा गोठालाहरूको हरियो मैदान सुकनेछ।

यहाँ सम्म की कर्मेलको टाकुरा समेत ओइल्लिनेछ।”

3 तिनीहरूले धेरै अपराधहरू गरेको कारण, “म निश्चयनै दमीशकलाई दण्ड दिनेछु। किन? किनभने तिनीहरूले गिलाद का मानिसहरूलाई फलामको ढाँडले धूलोपारेको छ।

4 यसकारण म हजाएलको घरमा आगो लगाई दिनेछु अनि त्यो आगोले बेनहददका पर्खालहरू भस्म पार्नेछ।

5 “म दमीशकका बलिया ढोकाहरू पनि भाँचिदिनेछु। र आवेनको सिंहासनमा बस्ने मानिसलाई पनि नष्ट पारिदिनेछु। अनि बेथ-एदेनमा राजदण्ड लिने राजालाई पनि नष्ट पारिदिनेछु। आरामका मानिसहरू पराजित हुनेछन्। अनि उनिहरूलाई बन्दीबनाएर किर देशमा लगिनेछ।” यो सबै परमप्रभुले भन्नु भएको हो।

पलिशतीहरूले सजाय पाउनेछन्

6 परमप्रभु भन्नुहुन्छ, “म गाजाका बासिन्दाहरूलाई उनीहरूले गरेको अपराध को विरुद्ध निश्चयनै सजाय दिनेछु। किन? किनभने उनीहरूले सम्पूर्ण देशको बासिन्दाहरूलाई कैद गरेर दासहरू बनाएर एदोमको हातमा सुम्पि दिए।

7 यसकारण म गाजा देशको पर्खालहरूमा आगो लगाइदिनेछु। यो आगोले गाजा देशका सबै किल्लाहरू जलाइ दिनेछ।

8 म अशदोदबाट राज सिंहासनमा बस्ने मानिसलाई नष्ट गरिदिनेछु। म अशकलोनबाट राजदण्ड लिने राजालाई पनि ध्वंस पारिदिनेछु, म, एक्रोन का मानिसहरूलाई सजाए दिनेछु। अहिले सम्म बाँचेका पलिशतीहरू मर्नेछन्।” परमप्रभु परमेश्वरले यो सबै कुरा भन्नुहुन्छ।

फनशियालाई सजाय

9 परमप्रभुले यी सबै कुरा भन्नुहुन्छ, “म यो सोरका मानिसहरूलाई तिनीहरूले गरेको अपराधका निम्ति निश्चयनै सजाय दिनेछु। किन? किनभने तिनीहरूले देशका सम्पूर्ण मानिसहरूलाई कैद गरी एदोम को दास बनाएर पठाई दिए। तिनीहरूले तिनीहरूको दाजु-भाइहरूसँग गरेको सम्झौताको सम्झना पनि गरेनन्।

10 त्यस आगोले सोरको किल्लाहरू पनि ध्वंस पार्नेछ।”

एदोमको निम्ति सजाए

11 परमप्रभु भन्नुहुन्छ, “म एदोमका मानिसहरूलाई तिनीहरूले गरेको अपराधको निम्ति निश्चयनै सजाय दिनेछु। किन? किनकि एदोमले आफ्नो दाजु-भाइ इस्राएललाई पछाडिबाट तरवाले रोपेकोछ। एदोमले अतिकति पनि दया देखाएन। एदोम रिसाई नै रह्यो अनि केहि पनि सहानुभुति देखाएनन्। ऊ जङ्गली जनावरहरू सरह लगातार इस्राएललाई च्यातिरह्यो।

12 यसकारण म तेमानमा आगो लगाइदिनेछु। त्यो आगोले बोञ्जाको किल्लाहरू पनि ध्वंस पार्नेछ।”

अम्मोनियाको निम्ति सजाए

13 परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरूलाई तिनीहरूले गरेका अपराधका निम्ति निश्चयनै दण्ड दिनेछु। किन? किनकि तिनीहरूले गिलादमा आफ्नोलागि अधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरूलाई मारे।

14 यसकारण, अब म रब्बाको पर्खाल मा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ। कष्ट तिनीहरू माथि आँधी बेरी जस्तै तिनीहरूको देशमा आइपर्नेछ।

15 त्यस समय तिमीहरूको राजा कैदमा पर्नेछ, राजा र भारदारहरू एकै साथ बन्दी बनाइनेछ।” परमप्रभुले यी सबै कुरा भन्नुभयो।

2

मोआबको निम्ति सजाए

1 परमप्रभुले यी कुरा भन्नुहुन्छ, “म मोआबका मानिसलाई तिनीहरूले गरेको अपराधको निम्ति निश्चयनै दण्ड दिनेछु। किन? किनभने मोआबको राजाले एदोमको राजाको हठ्ठी जलाएर चुना बनायो।

2 यसकारण अबम मोआबमा आगो लगाइदिनेछु, अनि त्यो आगोले करियतका पर्खालहरू भस्म पार्नेछु। र त्यहाँ खैला-बैला, चिच्याइ र तुरहीको आवाज आउनेछ अनि मोआब मर्नेछ।

3 यसकारण म मोआबका राजालाई उसको सबै अगुवाहरूसितै मारिनेछु।” परमप्रभु यसो भन्नुहुन्छ।

यहदाको निम्ति सजाए

4 परमप्रभु भन्नुहुन्छ, “म यहदालाई उनीहरूले गरेको बिभिन्न अपराधको निम्ति निश्चयनै दण्ड दिनेछु। किन? किनभने तिनीहरूले परमप्रभुको आज्ञा मान्न अस्वीकार गरे। तिनीहरू आफ्ना बाबहरूले मानेका झट्टो देवताहरूलाई मानेर पथ-भ्रष्ट भएकाछन्।

5 यसैकारण म यहदामा आगो लगाइदिनेछु अनि त्यो आगोले यस्शलेमको किल्लाहरूलाई खरानिमा परिणत गर्नेछ।”

इस्राएलको निम्ति सजाए

6 परमप्रभु भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरूले गरेका विभिन्न अपराधहरूका निम्ति दण्ड दिनेछु। किन? किनकि तिनीहरूले धर्मी र गरीब मानिसलाई एकजोडी जूताको मुल्यमा बेचे।

7 तिनीहरूले ती गरीब मानिसहरूलाई कुल्चिए अनि पिडित मानिसको कुरा सुनेनन्।

8 तिनीहरूले गरीब मानिसबाट उनीहरूको लुगा बन्धक लिए अनि ती लुगाहरू तिनीहरूले मूर्ति आराधना गर्दा लगाए। तिनीहरूले मानिसहरूलाई जरिवाना तिर्न बाध्य गराए र त्यस पैसाबाट तिनीहरूले दाखरस किने र तिनीहरूका देव-मन्दिरमा पिए।

9 “तर मैले एमोरीहरूलाई तिनीहरूको अगाडी ध्वंस गरिदिएँ। मैले त्यसको फलहरू माथिदेखि र त्यसका जरा तलै सम्म ध्वंस गरिदिएँ।

10 “मैले तिमीहरूलाई मिश्रदेखि बाहिर निकालेर ल्याएँ र मरुभूमिका उजाड स्थानहरूमा चालीस बष सम्म डोर्याएँ। मैले तिमीहरूलाई एमोरीहरूको भूमिदिएँ।

11 मैले तिमीहरूका कतिपय नानीहरूलाई अगमबक्ताहरू बनाएँ। अनि मैले कतिपय युवकहरूलाई नाजिरीहरू बनाएँ। हे इस्राएलीहरू हो! के योकुरा सत्य होइन?” परमप्रभु भन्नुहुन्छ।

12 “तर तिमीहरूले नाजिरीहरूलाई दाखरस खुवायौ। तिमीहरूले अगमबक्ताहरूलाई अगमवाणी गर्न रोक लगायौ।

13 हेर, म तिमीहरूलाई अन्तले ठेलागाडी लादिए झैं दबाउनेछु।

14 कुनै पनि मानिस बाँच्ने छैन, यहाँ सम्म कि वेगसित दग्नेलाई पनि छाडिने छैन।

15 धनु-काँड चलाउने पनि युद्धमा बाँच्न योग्य हुने छैन। वेगसित दग्ने पनि उम्कन सक्ने छैन। घोडसवारले पनि आफ्नो प्राणबचाउन योग्य हुन सक्तैन।

16 परमप्रभुले न्याय गर्ने दिनमा सबभन्दा साहसी पनि युद्धवाट नाङ्गै भाग्नेछ।” परमप्रभुले यो कुरा भन्नु भयो।

3

इस्राएललाई चेतावनी

1 हे इस्राएलीहरूहो! यो समचार जो परमप्रभुले मिश्रबाट उहाँले ल्याउनु भएका तिम्रा परिवार र तिमीहरूको विद्दु भन्नु भएकोछ।

2 “विभिन्न धेरै परिवारका मानिसहरूले पृथ्वी भरिनेछ। तर ती मध्ये केवल तिमीहरूलाई मैले चिनेकोछु र बिशेष ध्यान दिएकोछु तर तिमीहरू मेरो विद्दुमा खडा भयौ। यसकारण, म तिमीहरूका सबै पापहरूका निम्ति तिमीहरूलाई दण्ड दिनेछु।”

इस्राएलले सजाए पाउने कारणहरू

3 दुइ जनाको आपसमा सहमत् नभए सम्म

संग-संगै हिडन सक्तैनन्।

4 के बुढो सिंह जङ्गलमा

आफ्नो शिकार पाउनअघि गर्जन्छ?

के जवान सिंह शिकार नसमात्तिकन

गुफा भित्र गर्जन्छ?

5 जबसम्म तिमीले जालमा चारो हाल्दैनौ

चरा पक्रनु सक्दैनौ।

अनि जब जाल माथिउठ्छ

यसले चराहरू पक्रनेछ।

6 के युद्धको तुरहीको ध्वनी सुनेर

मानिसहरू डराउँदैनन्?

अनि यदि शहरमा कष्टहरू आउँछ भने

त्यो परमप्रभुद्वारा पठाइएको हो।

7 मेरा स्वामी परमप्रभुले सबै कुरा गर्न सक्नु हुन्छ। तर केहिगर्नु अघाडी उहाँले आफ्नो सेवक अगमवक्तालाई योजना देखाउनुहुन्छ।

8 यदि कुनै सिंह गंजियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोकन सक्छ?

9-10 अरुदो र मिश्रका किल्लाहरूमा यो वचन घोषणा गर, “सामरियाका पहाडहरूमा आऊ। त्यहाँ तिमीले गोलमाल पाउँनेछौ। किन? किनभने त्यहाँ अपराध गरिएको छ। तिनीहरू एकअर्कामा सहीतरिकाले बाँच्न जान्दैनन्। तिनीहरूले तिनीहरूको किल्लामा डकेती र लुटेका मालहरू थुपार्छन्।”

11 यसकारण परमप्रभु भन्नुहुन्छ, “त्यो देशमा एकजना शत्रु आउनेछ, त्यो शत्रुले तिमीहरूको सुरक्षा कुल्चिन्छ। उसले तिमीहरूको चिज लिएर जानेछ जुन आफ्नो किल्लामा लुकाएर राखेका छौ।”

12 परमप्रभु भन्नु हुन्छ,

“जसरी गोठालेले सिंहको मुखबाट

थुमा बचाउँदा उसको

दुई खुट्टा र एउटा कान मात्र

बचाउन सक्ला,

त्यसरी नै विलासीपूर्ण सोफामा

र रेशमी ओछ्यानहरूमा सुत्ने

सामरियामा बसे

इस्राएली मानिसहरू मध्ये

कोहि मात्र सुरक्षित रहने छन्।”

13 मेरा स्वामी सर्वशक्तिमान परमप्रभु परमेश्वर यो कुरा भन्नु हुन्छ, “याकूब को घरनाका मानिसहरूलाई यो कुराहरूको चेतावनी देऊ।

14 परमप्रभुले न्याय दिनेदिनमा म इस्राएललाई उसका पापहरूको लागि दण्ड दिनेछु। म वेतेलका वेदी ध्वंस गरिदिनेछु र समस्त वेदी भुँइमाखसे बनाउँछु।

15 म गंमिमा बग्ने निवास स्थानका साथै शीतकालिन निवास स्थान पनि नष्ट पारिदिनेछ। अनि हात्तीको दाँतले बनाएका घरहरू पनि नष्ट गरिदिनेछ, धेरै घरहरू नष्ट गरिने छ।” परमप्रभु भन्नु हुन्छ।

4

आनन्दप्रिय स्त्रीहरू

1 हे सामरियाको डोडामा बग्ने गाईहरूो, मेरो वचन सुन। तिमीले गरीब मानिसलाई दुःख दियो र दरिद्रहरूलाई कुल्चियो। तिमीहरूले आफ्ना पतिहरूलाई भन्थौं, “हामीहरूलाई नयाँ दाखरस पिउनको निम्ति ल्याऊ।”

2 परमप्रभु मेरो स्वमीले यो प्रतिज्ञा गर्नु भयो, उहाँले आफ्नो पवित्रता को शपथ खानुभयो अनि भन्नुभयो, “हेर यस्तो दिन आइलामेछ तिनीहरूले तिमीहरूलाई अंकुसेले समातेर र बाँकिरहेकालाई बल्छीले अल्झाएर लानेछन्।

3 तिमीहरू सबै देवालका दूलोबाट बाहिर जानेछौ, तिमीहरू सबै हर्मोनको क्षेत्रपट्टि पर्याँकिनेछौं,”

परमप्रभु भन्नुहुन्छ।

4 “बेतेलको पवित्र स्थानमाजाऊ अनि पाप गर। गिलगालमा जाऊ अनि अन्न पाप गर। दिनेपछ भने तिमीहरूले हरेक बिहान भेटी चाँडे चढाऊ। तीन दिन चाडको लागि तिमीहरूको फसलको एक दशांश चढाऊ।

5 धन्यवादको भेटी खमिरहालेको रोटी चढाऊ अनि स्वइच्छा भेटी को घोषणा गर, किनभने हे इस्राएल हो तिमीहरू यसो गर्न मनपराउँछौ।”

6 “मनै हुँ जसले तिमीहरूलाई भोक र अनिकाल ल्याइदिएँ। मैले तिमीहरूलाई कुनै खानेकुरा दिइन। तिमीहरूका सबै शहरहरूमा अन्न थिएन तर तिमीहरू फकिँएनौं,” परमप्रभु यसो भन्नुहुन्छ।

7 “मैले वर्षा रोकिदिएँ अनि यो फसल पाकनु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिएँ तर अर्को मा दिइन। त्यसपछि मैले एउटा खेतमा पानी पर्ने गराएँ तर अर्को खेत सुक्यो।

8 यसकारण दुई या तीन शहरका मानिसहरू पानीको निम्ति अर्को शहर तिर डुलिहिँडे तर त्यहाँ प्रत्येक मानिसको निम्ति प्रशस्त पानी थिएन। तर पनि तिमीहरू सहायताको निम्ति मकहाँ आएनौ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

9 “मैले तिप्रो फसलहरू ज्यादै गर्मी र किराहरूद्वारा मारिदिएँ। जम्मे बशैया र दाख का बोटहरू मारिदिएँ। सलहले नेभाराको बोट र भद्राक्षेको बोटहरू सबै नष्ट पारिदियो। तर पनि तिमीहरू सहाएताको निम्ति मकहाँ आएनौ।” परमप्रभु भन्नुहुन्छ।

10 “मैले तिमीहरूका बिस्दुमा महामारी फैलाईदिएँ जस्तो मिश्र देशमा फैलिएको थिएँ। मैले तिमीहरूका युवाहरूलाई तलवारले काटेर मारें। मैले तिमीहरूका घोडाहरू लगें। मैले तिमीहरूको घरमा मृत्युको दुर्गन्ध फैलाई दिएँ, तर पनि तिमीहरू मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु यी कुराहरू भन्नुहुन्छ।

11 “मैले जसरि सदोम र गमोरालाई नष्ट परेकोथिएँ। त्यसरिनै तिमीहरूलाई नष्ट पारें। तिमीहरू आगोबाट निकलेको धुवौंसित बल्दैगरेको दाउरा जस्तै छौ। तर पनि तिमीहरू मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु भन्नुहुन्छ।

12 “यसकारण, इस्राएल! म तिमीहरूलाई दण्ड दिनजाँदैछु। इस्राएल, तिमीहरू परमेस्वरको दण्ड सामना गर्न तयार हुनैपर्छ।”

13 परमेस्वर नै एकजना हुनुहुन्छ

जसले पहाड र बतास सृजना गर्नहुन्छ।

उहाँले मानिसहरूलाई आफ्नो बिचार भन्नुहुन्छ।

उहाँनै एक हुनुहुन्छ जसले बिहानलाई अर्ध्यारोमा परिवर्तन गर्नुहुन्छ।

अनि पृथ्वीका पहाडहरूमाथि चढनु हुन्छ।

उहाँको नाउँ यहेवा हो, परमप्रभु भन्नुहुन्छ।

5

इस्राएलको निम्ति दुःखको गीत

1 हे इस्राएल, यी शोक गीतहरू सुन जुन मैले तिनीहरूको बारेमा गाउँछु।

2 इस्राएलकी कन्या सामरिया

फेरिकहिल्यै नउठ्ने गरि लडेकीछिन्।

उनी आफ्नो भूमिमा

कसैले नउठाउनेगरी परित्यक्त छिन्।

3 मेरा स्वामी परमप्रभु यो भन्नुहुन्छ:

“शहरबाट एक हज्जार मानिसहरू गए

र एक सयमात्र फर्केर आए।

शहरबाट एक सय मानिसहरू गए

र केवल दशजना मात्र इस्राएल राष्ट्रमा फिर्ता आए।”

परमप्रभु इस्राएललाई आफु तर्फ फर्काउन प्रोत्साहित गर्नु हुन्छ

4 परमप्रभु इस्राएलका मानिससित यसो भन्नुहुन्छ:

“मेरो खोजि गर्दै आऊ अनि बाँच्नेछौ

5 तर बेतेललाई नखोज,

गिलगाल मा नजाऊ,

सिमानापर नगर अनि बेर्शेबामा नजाऊ।

गिलगालका मानिसहरूलाई कैदमा लगिनेछ।

अनि बेतेललाई नष्ट पारिदिनेछ।

6 परमप्रभु कहौं आऊ र तिमीहरू बाँचेछौ।

यदी तिमीहरू परमप्रभु कहौं गएनौ भने उहाँले इस्राएल राष्ट्र माथि आगोले झैं झम्टनु हुनेछ।
इस्राएल राष्ट्र आगोले ध्वस्त पारिनेछ र परमेशवरको घर समेत कोही सुरक्षित हुनेछैन।

7-9 हे मानिस हो! तिमीहरू किन न्यायलाई तित्कातामा
र धर्मलाई घृणासरह व्यवहार गर्छौ?

उहाँ जसले कृतिका र मृगशिरा बनाउनु भयो,
उहाँने हनुहुन्छ जसले बिहान लाई गहिरो अन्धकारमा
र दिनलाई रातमा परिवर्तन गर्नु हुन्छ।
उहाँले समुद्रको पानीलाई बोलाउनु हुन्छ र पृथ्वीमा खन्याउनु हुन्छ।

यहोवा उहाँको नाउँ हो।
उहाँले बलिया सेनाहरू र किल्लाहरूलाई ध्वंश पार्नुहुन्छ।”

इस्राएलीहरूले गरेका दुष्ट कामहरू

तिमीहरू न्यायलाई बिषमा
र धार्मिकतालाई घृणामा बदली दिन्छौ।

10 तिमी मानिसहरू, अगमवक्तालाई घृणागर्छौ
जो तिमीहरूका अन्यायलाई लल्काउँ र मानिसहरूसित सत्य बोल्छ।

11 अत्यचार र लुटद्वारा तिमाहरूले गरीवहरूलाई कुल्चेकाछौ।
तिमीहरूले तिनिहरूको खाना लुटेकाछौ।

कुँदिएका ढुङ्गाका घरहरू बनाउन त्यो बेचेकाछौ।
तर तिमीहरू यी राम्रा घरहरूमा बसेछौनौ,
तिमीले राम्रा-राम्रा दाखका बोटहरू लगाएकाछौ
तर तिमीले त्यसबाट बनेको दाखरस पिउन पाउने छैनौ।

12 मलाई थाहाछ तिमीहरूका धेरै डरलाग्दा पापहरू
र ठुलो अपराध बिषयमा मलाई थाहा छ।

तिमीहरूले धर्मीहरूको बिरोध (खेदो) गर्थौ
र गरीबहरूलाई अत्यचार गर्न
घुस लियौ।

13 त्यस समयमा बुद्धिमानहरू चुप लाग्ने छन्।
किनभने यो समय खराब छ।

14 नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ
ताकि तिमीहरू बाँचेछौ।

तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरूसंग हुनुहुनेछ
जसरी तिमीहरूले तिमीहरूसित उहाँ हुनुहुन्छ भनेका छौ।

15 खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर।
न्यायलयमा न्यायमा फर्काई ल्याऊ,

तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले
यसूफको कुलमा बाँचेका मानिसहरूलाई राम्रो गर्नुहुनेछ।

एउटा ठूलो शोकको दिन आउँदछ

16 त्यसकारण परमप्रभु परमेश्वर सर्व-शक्तिमान परमेशवर भन्नुहुन्छ,
“सबै सार्वजनिक स्थानमा रोईरहेका छन्

र सबै गल्लीहरूमा मानिसहरूले परमेशवरलाई पुकारिरहेका हुनेछन्।
तिनीहरूले किसानहरूलाई रूनु र विलाप गर्नु बोलाउनेछन्। तिनीहरूले शोकगर्नेहरूलाई ज्यालामा ल्याउनेछन्।

17 मानिसहरू दाखका सबै खेतहरूमा रूनेछन्।
किनकि तिमीहरूको धार्मिक मण्डलीबाट जानेछु र तिमीहरूलाई दण्ड दिनेछु”
परमप्रभु यसो भन्नु हुनछ।

18 आहा, परमप्रभुको बिशेष दिनलाई
पछिरहेका तिमीहरू आफैलाई हेर।
तिमीहरू किन परमप्रभुको न्यायको दिन चाहन्छौ?
यो एउटा गहिरो दिन हुनेवाला छ, उज्यालो होइन।

19 तिमीहरू भालुको सन्मुख नहनुलाई भाग्दा
कुनै सिंहको अधि पुगेको मानिसजस्तो हुनेछौ,

अथवा तिमीहरू एकजना मानिस जान्छ
र आराम गर्नु भित्तामा अडेसलागेको बेला
साँपले डसेको मानिसझैं हुनेछौ।

20 यसकारण परमप्रभुको बिशेष दिन अँध्यारो हुनेछ उज्यालो हैन,
यो सोकको समयमा हँस र उल्लास हुनेछैन।

परमप्रभुबाट इस्राएलीहरूको आराधना अस्वीकार

21 “म तिमीहरूको दिनलाई घृणागर्छु।

- म त्यो स्वीकार गर्दिन।
म तिमीहस्को धार्मिक सभाको आनन्द लिनेछैन।
- 22 तिमीहस्से होमबली र अन्नबली चढाएता पनि
म स्वीकारने छैन।
- तिमीहस्ले अन्न खुवाए बलियो पारेको जनावरको शान्तिबलि पनि
म स्वीकार गर्नेछैन।
- 23 तिमीहस्का हल्लै-हल्लाको गीतहरू मबाट टाढैराख,
म तिमीहस्को वीणाबाट आएको धुन सुन्ने छैन।
- 24 तर न्याय बगोस पानी सरह
र बगोस धर्म कहिले पनि शेष नहुने खोला झैं।
- 25 हे झ्झाएल! के तिमीहस्ले जब तिमीहरू
चालिस बष सम्म मस्भूमिमा थियो मलाई भेटी चढायौ?
- 26 तिमीहस्ले मुतिहस्का राजा सिककुतलाई तिमीहस्का राजा,
अनि तारा देवता कीयनलाई देवता झैं मानेका छौ, जो तिमीहस्ले आफ्नै निम्ति बनायौ।
- 27 यसकारण म तिमीहस्लाई दमीशकस भन्दा पर निर्वासित पार्नेछु।”
परमप्रभुले यो भन्नु भयो।
परमेश्वर सर्वशक्तिमान उहाँको नाउँ हो।

6

- झ्झाएलबाट राम्रो समय लिइनेछ
- 1 हाय! तिमीहरू आफैलाई हेर, जो सियोनमा आरामको जीवन मनाईरहेकाहरू,
अनि सामरिया पर्वत माथि बचाउको अनुभव गरिरहेकाहरू।
तिमी “महत्वपूर्ण मानिस” जसकहाँ “झ्झाएलका राजपरिवार”
सल्लाहको लागि जान्छन्, तिमीहस्का निम्ति अनिष्ट हुनेछ।
- 2 कल्नेह, हमात
अनि पलेशती शहर र गात शहर हेर,
के झ्झाएल यी शहरहरू भन्दा राम्रोछ? होइन।
के यी शहरहरूका सिमाना
झ्झाएलका सिमाना भन्दा ठुलाछन्? होइन।
- 3 हाय! तिमीहरू आफैलाई हेर, तिमीहरू जसले खराब दिन जम्मा गर्छौं
अनि हिसाको दिन नजिक ल्याउँछन्।
- 4 हाय! हेर तिमीहरू आफैलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ
अनि सोफामा आफै तनकन्छौ।
यिनीहरू नै हुन् जो बथानवाट थुमाहरू खान्छन्
र गाईको बथानबाट बाछो खान्छन्।
- 5 तिमीहरू गतीबका दयनीय अवस्थाको वास्ता गर्दैनौ। तिमीहरू अलिछगरी वीणा बजाउँछौ,
तिमीहरू दाऊद जस्तै आफ्नै निम्ति वाद्यहरूको आकार बनाउँछौ* जसमा आफ्ना गीतहरू बजाउँछौ।
- 6 तिमीहरू सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ।
तिमीहरू उच्चस्तरीय तेलले आफू मालिस गर्छौं।
अनि तिमीलाई यसको निम्ति चिन्ता छैन कि
यसुफ को परिवार नष्ट गरिदिन्छ भने।
- 7 यसकारण तिनीहरू निस्कासित हुनेछन्। हो, तिनीहरू बन्द बनाई लगिनेहस्मा प्रथम हुनेछन्। तिनीहरू मर्नेमा पहिलो हुनेछन्। तिनीहस्का भोजहरू
र मोजमज्जाको अन्तहुनेछन्।
- 8 परमप्रभु मेरो मालिकले उहाँले आफ्नो नाउँ सर्वशक्तिमान परमेश्वर भनेर यो प्रतिज्ञा गर्नुभयो,
“म यो कुरालाई घृणा गर्छु, जसमा याकृबले घमण्ड गर्छ।
म उसको अट्टालिका हस्लाई घृणा गर्छु।
यसकारण शत्रुलाई शहर र यसमा भएको
प्रतेक कुरा लिन दिनेछु।”
त्यहाँ केही झ्झाएलीहरू मात्र जीवित छोडिन्छ
9 यस्तो हुनेछ यदि दशदना मानिसहरू घरभित्र छन् भने, तिनीहरू सबै मर्नेछन्।
10 जब उनका मानिसहरू उसको लास जलाउन लिन आउँछन्, तिनीहस्ले उसको हड्डी बाहेक केही पाउँदैनन्। तब उसले ती घरभित्र लुकनेलाई
सोध्य, “तिमीसित अन्य लासहरू छन्?”
तिनीहस्ले जवाफ दिनेछन्, “छैन,”
त्यस समय त्यस आफन्तले भन्नेछन्, “चुप लाग, यहाँ हामीले परमप्रभुको नाउँ लिनु हुँदैन।”
- 11 हेर, परमप्रभु परमेश्वरले आज्ञा दिनुहुन्छ कि

* 6:5: आकार बनाउँछौ अथवा “अस्वीकार” गर्दछौ। हिब्रू शब्दमा यसको अर्थ “सोच्नु, स्वरदितु” वा “बनाउनु” भन्ने अर्थ लाग्छ।

विशाल महल टुक्रा-टुक्रा पारिनुपछ
र सानो घरहरू अझ सानो-सानो टुक्रा पारेर भत्काउनु पर्छ।

12 के घोडाहरू चट्टानमाथि दर्गछ? अहँ।

के कुनै मानिसले समुद्रमाथि गोरू जोल्छ? अहँ,
तर पनि तिमीहरूले प्रत्येक चिज उल्टा पुल्टा गरिदिन्छौ।

तिमीले त राम्रो अनि न्यायलाई विषमा परिणत गरिदिन्छौ र धर्मलाई तितेपाती जस्तै तितो बनाई दिन्छौ।

13 तिमीहरू लो-देवारको पराजयमा खुशी हुन्छौ।

तिमी भन्छौ, “हामीले कर्ममलाई आफ्नो शक्तिले जितेका हौं।”

14 “इसाएल हेर! म तिम्रो बिरोधमा एउटा राज्य खडा गर्नेछु। अनि तिनीहरूले तिमीहरूलाई हमातको प्रवेशद्वारदेखि अराबको खोलो सम्म अत्यचार गर्नेछन्।” सर्वशक्तिमान परमप्रभु परमेश्वरले यो कुरा भन्नुभएको हो।

7

दर्शनमा सलह

1 परमप्रभुले मलाई यो दर्शन देखाउनु भयो। यस दर्शनमा राजाको अंश अन्न भित्र लागि पछि नयाँ अन्न उब्जँदै गरेकोमा उहाँले सलहहरू बनाउँदै गरेको मैलेदेखें।

2 सलह ले देशको सारा घाँसहरू खायो। त्यसपछि मैले भनें, “मेरा स्वामी परमप्रभु, म बिन्तीगर्छु, हामीलाई क्षमा गर्नुहोस्! याकब बाँचन सक्दैन। त्यो अत्यन्तै सानो छ।”

3 त्यसपछि परमप्रभुले यसको विषयमा आफ्नो बिचार बदल्नु भयो। परमप्रभुले भन्नुभयो, “यस्तो हुनेछैन।”

आगोमा दर्शन

4 मेरा स्वामी परमप्रभुले मलाई उहाँको भयानक न्याय, परेको पानी पोखिए जस्तै देखाउनुभयो। आगोले विशाल समुद्र जलायो आगोले जमीन नष्ट पारिदियो।

5 तब मैले भनें, “हे परमप्रभु परमेश्वर म तपाईं सित बिन्ती गर्दछु याकब बाँचनसक्दैन, त्यो एकदैं सानो छ।”

6 त्यपछि यसको विषयमा परमप्रभुले बिचार बदल्नु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “यस्तो हुनेछैन।”

साहलको दर्शन

7 तब परमप्रभुले मलाई यो दर्शन देखाउनुभयो: यस दर्शनमा उहाँ साहलले चिन्ह लगाएर बनाएको पर्खाल नजिक हुनुहुन्थ्यो। अनि उहाँले आफ्ना हातमा साहल समातिरहनु भएको थियो।

8 परमप्रभुले मलाई सोध्नुभयो, “आमोस तँ के देख्दैछस्?”

मैले भनें, “म एउटा साहल देख्दैछु।”

त्यपछि मेरा मालिकले मलाई भन्नु भयो, “हेर, म मेरा इस्राएलको मानिस बिस्व साहल प्रयोग गर्नेछु। म तिनीहरूको ‘दुष्टाँई’ फेरि कहिल्यै बेवास्ता गर्ने छैन।

9 इसहाकको अग्ला ठाउँहरू नष्ट गरिनेछ। इस्राएलको पवित्र स्थानहरू उजाड हुनेछ। म खडा हुनेछु र यरोबामको परिवारलाई तलवार लिएर आक्रमण गर्नेछु।”

अमस्यले आमोसलाई रोक्ने कोसिस

10 बेतलको पुजारी अमस्यहाले इस्राएलका राजा यारोबामकहाँ यो खबर पठायो: “आमोसले तिमीहरूको बिस्व षडयन्त्र र च्दैछ। उसले इस्राएलका मानिसहरूलाई तिम्रो बिस्व युद्ध गर्नका निमित्त कोसिस गरिरहेको छ। उसले यति ज्यादा गर्दैछ कि उसको शब्दले पुरै देशमा खपिनसक्नु भएकोछ।

11 आमोसले भन्यो, ‘यरोबामलाई तरवारले काटिनेछ र इस्राएलका मानिसहरूलाई तिनहरूको देशबाट निर्वासित गरिनेछ।’ ”

12 अमस्यले आमोसलाई भन्यो, “हे भबिष्यवक्ता यहूदा तर्फ दक्षिण तर्फ दगुर अनि त्यहाँ आमवाणी दिएर आफ्नो भोजन कमाऊ।

13 तर यहाँ बेतेलमा ज्यादा उपदेश नदेऊ। यो यारोबामको पवित्र स्थान हो। यो इस्राएलको मन्दिर हो।”

14 तब आमोसले अमस्यहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अञ्जीर र नेभाराका रूखहरू रँग्ने मानिस हुँ।

15 परमप्रभुले मलाई भेडा-बाख्राहरू चराउँदै गर्दा ठाउँबाट बोलाउनु भयो अनि भन्नु भयो, ‘जा मेरा मानिसहरू इस्राएललाई अगमवाणी गर।’

16 यसैकारण परमप्रभुको वचन सून, तिमीहरू मलाई भन्दछौ, ‘इस्राएलको बिस्व अगमवाणीनगर। इस्राएलको कुलको बिस्व उपदेश नदेऊ।’

17 परमप्रभुले यसो भन्दछु, ‘तिम्रो पत्नी यो शहरमा एकजना वेश्याहुनेछे। अनि तिम्रो छोराहरू र छोरीहरू अपवित्र भूमिमा तरवारले मारिन्छन्। तिम्रो भूमि, नाने डोरीले भाग गरिनेछ अनि तिमी आफैं भूमि अपवित्र पार्नेछौ। इस्राएल निश्चयनै आफ्नो भूमिबाट बन्दीको सप्मा लगिनेछ।’ ”

8

पाकेको फलको दर्शन

1 परमप्रभुले मलाई यो देखाउनु भयो। मैले ग्रीष्म ऋतुमा पाकेको फलको डाला देखें।

2 परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?”

मैले भनें, “ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखे।”

3 परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरू इस्राएलको अन्त आयो। म तिनीहरूको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ।

तब अन्तिम समयमा परमप्रभुको भवनमा शोकपूर्ण गीतहरू गाइन्छ।” मेरा परमप्रभु मालिक भन्दछु, “लाशहरू प्रत्येक ठाउँमा हुनेछन् र नीखतामा लाशहरू लगिनेछन्।”

इस्राएलका व्यापारिहरू केवल पैसाको पछि लागिरेहन मन पराउँछन्

4 सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्।

तिमीहरूले यस देशको गरीबहरू नष्ट पार्न चाहन्छौ।

5 हे व्यापारिहरू हो! तिमीहरू भन्दछौ,

“औसी कहिले बिल्छ ता कि हामी
 गहुँ बेचन सकछौ।
 कहिले शाबाथ बिल्ला
 र हामीले बेचन शुरू गर्ने?
 तब हामीले खोटो तराजु प्रयोग गरेर
 ठग्न सकछौ
 र हाम्रा ग्राहकहरूलाई धोका दिन सकछौ।
 6 तिमीले आफैलाई भन्छौ,
 ‘हामीले गरीबलाई चाँदीले किन्छौं
 अनि दरिद्रलाई
 एक जोडी जुताले किन्छौं।
 हामी सडैको
 गहुँ पनि बेच्छौं।’ ”

7 परमप्रभुले “याकूब गर्वा” नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो:

“म उसको कर्म कदापि भुल्ने छैन।
 8 किनभने यी कार्यहरूको कारण सम्पूर्ण भूमि काम्नेछ।
 यस देशमा बस्ने प्रत्येक मानिस
 मृत्यु भएको मानिसहरूको निम्ति स्नेछन्।
 मिश्रको नील नदी जस्तै सम्पूर्ण भूमि उठ्नेछ र तल झर्नेछ।
 भूमि यता उता फर्काइनेछ।”
 9 परमप्रभुले भन्नुभयो,
 “म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु
 अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु।
 10 म तिमीहरूको चाडको दिनहरूलाई शोक मनाउने दिनहरूमा
 र खुशीको सबै गीतहरूलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु।
 म तिमीहरूलाई वनहरू शोक लगाएका बनाउनेछु
 र टाउको खौराउनेछु।
 म तिमीहरूले जन्माएको
 एउटै मात्र छोरो मर्दा शोक गरे जस्तै परिदिन्छु
 अनि यो तित्त दिन हुनेछ।”

परमप्रभुको वचको एउटा डरलाग्दो अनिकाल आउँदैछ

11 परमप्रभु भन्नुहुन्छ,

“हेर, त्यो दिन नजिकै आउँदैछ
 जब म देशमा अनिकाल ल्याउँनेछु।
 मानिसहरू रोटी र पानीको निम्ति
 भोकाउने वा तिर्खाउने छैनन्।
 तर मानिसहरू परमप्रभुको वचनको निम्ति भोकाउने, तिर्खाउने छन्।
 12 तिनीहरू परमप्रभुको वचन सुन्नु देशमा मृत्यु सागर देखि
 महासागर सम्म यता-उता जानेछन्
 अनि देशको उत्तर भाग देखि पूर्व सम्म, मानिसहरू
 परमेश्वरको वचनको निम्ति यता-उता गर्नेछ
 तर तिनीहरूले पाउने छैनन्।
 13 त्यस समय सुन्दर युवक र युवतीहरू
 तिर्खाले मुर्छा पर्नेछन्।
 14 तिनीहरूले सामरियाका मूर्तिहरूद्वारा शपथ खान्छन्,
 तिनीहरूले भन्छन्, ‘दानको मूर्तिहरूद्वारा
 अथवा बेशेबाको मूर्तिहरूद्वारा।’
 तर यी मानिसहरू लडनेछन्
 र कहिल्यै पनि उठ्ने छैनन्।”

9

वेदीको छेउमा उभिनु भएको परमप्रभुको दर्शन

1 मैले परमप्रभुलाई वेदीको छेउमा उभिएको देखेँ, उहाले भन्नुभयो,

“संघार हल्लिञ्जेल
 र मानिसको टाउको चुर हुन्जेल खम्बामाथि ठोकाऊ।
 ती बाँचेकाहरूलाई तरवारले मार।

भागनेहरू मारिनेछन्।

कुनैमानिस पनि

मेरो रिसबाट उम्कनेछैन।

2 यद्यपि तिनीहरूले पत्ताल भित्र खने ता पनि

तिनीहरू भएकहाँ मेरो हात पुग्नेछ

अनि यदि तिनीहरू स्वर्गमा चढे पनि

म तिनीहरूलाई त्यहाँबाट तल झार्नेछु।

3 यद्यपि तिनीहरू कमेल पर्वतको टाकुरामा लुके पनि म तिनीहरूलाई भेट्नेछु।

म तिनीहरूलाई मेरो छेउमा ल्याउनेछु।

यदी तिनीहरू समुद्रको फेदमा लुके तापनि म सर्पलाई आज्ञा गर्नेछु

र त्यसले तिनीहरूलाई डग्नेछ।

4 यद्यपि तिनीहरू तिनीहरूको शत्रुको कब्जामा गए पनि

म तरवारलाई आज्ञा गर्नेछु

अनि त्यसले तिनीहरूलाई मार्नेछ।

मैले तिनीहरूलाई नोकसान गर्ने नै

निश्चय गरेँ राम्रो गर्ने होइन।”

दण्डले मानिसहरूलाई नष्ट गर्नेछ

5 मेरो मालिक सर्वशक्तिमान परमप्रभुले भूमिलाई छुनु हुन्छ

अनि त्यो भूमि पलन्छ।

तब त्यस भूमिमा भएका सबै मानिसहरू मृतकहरूका निम्ति रुनेछन्।

त्यो प्रदेश मिश्रको नील नदी जस्तै

माथि उर्लन्छ अनि तल झर्दछ।

6 परमप्रभुले आफ्नो स्थान आकाशमाथि बनाउनु भयो।

उहाँले आफ्नो आकाश पृथ्वीमाथि राख्नु भयो।

उहाँले समुद्रको पानीलाई बोलाउनु हुन्छ।

अनि देशमाथि खन्याउनु हुन्छ।

उहाँको नाउँ परमप्रभु हो।

परमप्रभुको इसाएललाई नष्ट गर्ने प्रतिज्ञा

7 परमप्रभु भन्नुहुन्छ:

“हे इसाएली, तिमीहरू मेरा निम्ति कुश जस्तै हो।

मैले इसाएललाई मिश्रबाट निकालेर ल्याएँ।

मैले पलिशतीहरूलाई करतोरबाट ल्याएँ।

अनि अरामीहरूलाई कोरबाट।”

8 हे परमप्रभु मेरा मालिकको आँखाहरू पापपूर्ण राज्यमाथि छन्।

परमप्रभुले भन्नुभयो,

“म इसाएललाई पृथ्वीबाट सम्पूर्ण रूपले ध्वंस पार्नेछु।

तर म याकूबको घरलाई ध्वंस गर्नेछैन।”

9 हेर! वेकारका मानिसहरूलाई

अलग गराउनु इसाएलका मानिसहरूलाई

चालनिमा आँटा चाले झैं

हल्लाउनु

म आज्ञा दिनेछु।

10 “मेरा मानिसहरू मध्येका पापीहरू तरवारले मारिन्छन्।

तिनीहरूले भन्दैछन्, ‘हामीमा नराम्रो आउनेछैन।’

अथवा हामीलाई जित्रे छैनन्।”

परमेश्वर राज्यको पुनस्थापनाको शपथ लिन्छन्

11 “त्यसदिन म दाऊदको ढलेको पाललाई उठाउनेछु,

म चर्केकाहरू र नष्ट भएका भवनहरू मर्मत गर्नेछु।

म त्यसलाई पहिलेको जस्तै

पुनः निर्माण गर्नेछु।

12 ताकि एदोममा बाँकी रहेका मानिसहरू

र राष्ट्रहरू जो मेरो नाउले (यहाँवा) कहलाइन्छन्,

तिनीहरू लिनलाई परमप्रभु

जसले यी सब गर्ने घोषणा गर्नु हुन्छ।”

13 परमप्रभु भन्नुहुन्छ, “त्यो समय आइरहेछ जब प्रत्येक प्रकारको भोजन ज्यादाहुन्छ।

अब मानिसहरूले आफ्नो फसल काटिसकेका हुँदैनन्,

हलो जोत्रे समय आइहाल्छ,
मानिसहरू अहिले दाखरस निकाल्नको लागि बसका हुन्छन्,
फेरि दाखको रोप्ने समय आइहाल्छ।
पहाडबाट दाखरसको धारा बग्ने छ
अनि त्यो पहाडबाट झर्नेछन्।
14 मेरो मानिस इस्राएलीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु।
तिनीहरूले त्यो नष्ट भएको शहर फेरि बनाउनेछन्
अनि तिनीहरू ती शहरमा बस्नेछन्।
उनीहरूले दाख बारीहरू लाउनेछन्
अनि तिनीहरूले उब्जाऊ गरेको
दाखरस पिउनेछन्,
उनीहरूले बगैचाहरू रोप्नेछन्
अनि त्यसबाट फलेको फलहरू खानेछन्।
15 उनीहरूलाई उनीहरूकै जमिनमा बसाउंछु
अनि उनीहरू फेरि त्यो देशबाट निकालिने छैनन्।
चुन मैले उनीहरूलाई दिएँ।”
परमप्रभु तिमीहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो।

ओबदियाको पुस्तक

एदोम दण्डित हुनेछ

1 यो ओबदियाको दर्शन हो। परमप्रभु मेरा मालिकले एदोमको विषयमा यसो भन्नुहुन्छ:

हामीले परमप्रभु परमेस्वरबाट एउटा विवरण सुन्थौ।
देशहरूमा एउटा राजदूत पठाइएको थियो।

उनले भने, “आऊ, एदोमको बिस्द्व युद्ध गरौ।”

परमप्रभु एदोमसंग कुरा गर्नुहुन्छ

2 “एदोम, म तिमीलाई सब भन्दा सानो देश बनाई दिनेछु।

मानिसहरूले तिमीलाई घृणा गर्नेछन्।

3 तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ।

तिमी अग्लो पहाडहरूको गुफामाहरू बसेछौ।

तिम्रो घर पहाको अलाईमा छ

र तिमी आफ्नो मनमा भन्छौ कि

‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैन।’ ”

एदोमलाई तल झारिनेछ

4 परमेस्वर परमप्रभु भन्नुहुन्छ:

“यद्यपि तिमीले चील जस्तै माथि उड्यौ,

अनि आफ्नो गुँड तराहरूको बीचमा बनायौ भने पनि,

म तिमीलाई त्यहाँबाट तल ल्याउनेछु।

5 तिमी साँच्चै नै सर्वनाश हुनेछौ!

हेर यदि कुनै चोर तिमी कहाँ आए,

जब राती डाकु आए,

तिनीहरू आफ्नो निम्ति यथेष्ट हुने मात्र लुटेर जानेछ।

यदि तिम्रो दाखको बारीमा दाख चोर्न आए दाख टिपी सकेपछि

उसले पनि आफ्नो पछाडी केही नकेही छोडेर जान्छ।

6 तर हे एसाव! तिमीबाट तिम्रो सबै कुरो खोसिनेछ।

मानिसहरूले लुकाएको सबै भण्डार खोजेर निकाल्नेछन्, अनि सबै भेट्नु नेछन्।

7 तिम्रा मित्र राष्ट्रहरूले तिमीलाई आक्रमण गर्नेछन्

र सिमानाबाट तिमीलाई तान्छन्।

तिनीहरू तिम्रा मित्रहरू हुन् भनी मानिएका छन्।

तर तिनीहरूले तिमीलाई धोका दिन्छन् र तिमीलाई पराजय गर्नेछन्।

ती जसले तिम्रो रोटी तिमीसित मिलेर खान्छन्

तिनीहरूले तिम्रो विरुद्ध पड्यन्त्र गरिरहेका छन्।

र तिमीलाई त्यो थाहासम्म पनि हुँदैन।”

8 परमप्रभु भन्नुहुन्छ, “त्यस दिन

एदोमको बुद्धिमानी मानिसहरूलाई नष्ट पार्नेछु

अनि एसावको पहाडबाट समझदार मानिसहरूलाई नष्ट पार्नेछु।

9 त्यस समय तेमान,

तिम्रो शक्तिशाली मानिसहरू डराउने छन्।

अनि एसाव पहाडको प्रत्येक मानिस नष्ट हुनेछन्।

10 तिमी लाजले पूरिने छौ

अनि तिमी सधैको निम्ति नष्ट हुनेछौ।

किनकि आफ्नो भाइ याकूब प्रति तिमी अत्यन्तै निर्दयी भयौ।

11 त्यस समय तिमी सहायता बिना अर्को पट्टि हुनेछौ।

अपरिचितले याकूबको भण्डार लिएर गयो।

विदेशीहरू इम्राएल शहरको देलोबाट पस्यो,

ती विदेशीले चिष्टा राखेर निम्नय गरे कि तिनीहरूले यरूशलेमको कुन चाँहि भाग लिने।

त्यससमय तिमी चाँहि अर्को तिर उभिरहेको थियौ।

12 तिमी आफ्नो भाइको विपत्तिमा, प्रति हाँस्यौ।

तिमी त्यससमय खुशी थियौ।

जब मानिसहरूले यहूदालाई नष्ट पारे।

उनिहरूको विपत्तिको समयमा,

तिमीले तिनीहरूको खिल्ली उडायो।

- तिमीले त्यसो गर्नु हुँदैन थियो।
 13 तिमी मेरो शहरको देलोबाट भित्र पसेर
 अनि उनीहरूको समस्यामा हाँस्यौ।
 तिमीले त्यसो गर्नु हुँदैन थियो।
 उसको त्यस्तो विपत्ति उनीहरूको धनको भण्डार लियो तिमीले त्यस्तो गर्नु हुँदैन थियो।
 14 तिमी दोबाटोहरूमा उसको जीवन बचाउने चेष्टा गर्दै भगुवालाई रोक्न उभिनु हुँदैन थियो,
 तिमीले उसको बाँचेकाहरूलाई दुःखको दिनमा
 उसको हातमा सुम्पिनु हुँदैन थियो।
 15 सबै देशहरूमा
 चाँडै नै परमप्रभु आउनु हुने दिन आउँदछ।
 तिमीले अन्य मानिसहरूसँग नराप्नो काम गरेकाछौ।
 त्यही नराप्नो काम तिमीले भोग्नु पर्ने छ। सबै नराप्नो कर्महरूको फल थाप्लोमा पर्नेछ।
 16 किनकि जसरी तिमीले पवित्र पहाडमा
 दाखरस लिएर खर्ची मनायो,
 त्यसरी नै सबै अन्य जातिहरूले निरन्तर मेरो दण्ड पिउँनेछन्
 अनि उनीहरू सबै लोप भएर जानेछन्।
 17 तर सियोन पहाडमा केही जीवितहरू हुनेछन्।
 र सियोन पवित्र हुनेछ।
 याकूबको देशले सबै चीजहरू फेरि पाउँनेछ
 जुन त्यसको थियो।
 18 याकूबको कुल बल्दै गरेको आगो जस्तै हुनेछ।
 यूसुफको घर आगोको ज्वाला जस्तै हुनेछ।
 तर एसावको देश चाँहि अँगार जस्तै हुनेछ।
 यहूदाका मानिसहरूले
 एदोमको मानिसहरूलाई नष्ट पार्नेछन्।
 एसावको राष्ट्रमा कोही पनि बाँचेछैन।”
 किनभने परमप्रभु परमेश्वरले यसो भन्नु भएकोछ।
 19 तब नगेवका मानिसहरूले एसावको पहाडहरू अधिकार गर्नेछन्
 र बेसीकाहरूले पलिशतीको भूमिहरूमा अधिकार गर्नेछन्।
 यहूदाका मानिसहरूले एप्रैम र सामरियाको भूमिहरूमा अधिकार गर्नेछन्
 र बिन्यामीनले गिलादलाई अधिकार गर्नेछ।
 20 इस्राएलीहरूका निर्वासितहरूले कनानीहरूको भूमि सपाराद सम्म आफ्नो बनाउनेछन्।
 यहूदाका मानिसहरूलाई यरूशलेम छोड्नु
 र सपारादमा बस विवश पारिएको थियो।
 तर उनीहरूले नेगव शहरलाई अधिकार गर्नेछन्।
 21 विजयीहरू सियोन पर्वतमा हुनेछन्।
 ती मानिसहरूले एसाव पर्वतका बासिन्दाहरूमाथि शासन गर्नेछन्
 र राज्य परमप्रभुको हुनेछ।

योनाको पुस्तक

परमेश्वरको बोलावट अनि योनाको भगाई

- 1 परमप्रभु अमितैको छोरा योनासंग बोल्नुभयो। परमप्रभु भन्नुहुन्छ,
- 2 “निनवे एउटा ठुलो शहर हो, त्यहाँका मानिसहरूले दुष्ट कर्महरू गरिरहेको बिषयमा मैले सुनेकोछु। यसकारण, तिमी त्यो शहरमा जाऊ, अनि त्यहाँका मानिसहरूलाई ती नराप्ता कामहरू छोडिदेऊ भनी भन।”
- 3 योनाले परमेश्वर को कुरा मानेनन। यसैकारण योना परमप्रभुबाट टाढा कतै भान्ने प्रयास गरे। त्यसैले उनी यापो तिर गए। योना एउटा जहाजमा चढे जुन तंशिशतिर जाँदै थियो। योनाले आफ्नो यत्राको निम्ति पैसा दियो अनि जहाजभित्र गए बस्यो। योनाको इच्छा थियो कि उनी त्यो जहाजमा अरु मानिसहरूसितै तंशिश जाने अनि परमप्रभुबाट कतै टाढा भान्ने।

भयंकर तूफान

- 4 तर परमप्रभुले समुद्रमा भयानक तूफान उठाउनु भयो, समुद्रमा प्रचण्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तो भयो।
- 5 मानिसहरू चाहन्थे कि त्यो जहाज बचाउनको निम्ति त्यसलाई हलुका बनाउँ, त्यसैले जहाजको सबै सामानहरू उठाएर समुद्रमा फ्याँकन थाले। मल्लाहरू धेरै डराएका थिए, प्रत्येक मानिसहरूले आ-आफ्नो देवताहरूलाई प्रार्थना गर्न थाले।
- योना जहाजको भित्रि भागमा गएर सुतिरहेका थिए।
- 6 त्यसैले जहाजका कप्तानहरू तिनीकहाँ आएर भने, “ए सुतुवा, तिमी के गर्दछौ? उठेर तिम्रो परमेश्वरलाई पुकार, सायद परमेश्वरले हाम्रो प्रार्थना सुन्नु हुन्छ र हामी नष्ट हुनेछैनौ।”

यो तूफान को कारण के हो?

- 7 अनि तिनीहरू आपस मा भन्नलागे, “कसको कारणले गर्दा यो आपद हामीमाथि आइपर्न लागेको होला त्यो चिन्ना हालेर हेरौ।”
- यसो भनेर तिनीहरूले चिन्नाहालेर हेरे, चिन्ना योनाको नाउँमा पर्यो।
- 8 मानिसहरूले योनालाई भने, “तिम्रो कारणले गर्दा यस्तो ठुलो आपद हामीमाथि आयो! यसकारण हामीले के गर्यौ? तिम्रो काम केहो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? अनि तिमी कुन जातिका हौ?”
- 9 अनि योनाले मानिसहरूलाई भने, “म हिब्रू हूँ। स्वर्गका परमप्रभु परमेश्वरको आरधना गर्दछु। उहाँ परमेश्वर हुनुहुन्छ जसले समुद्र अनि पृथ्वी सृष्टि गर्नुभयो।”
- 10 योनाले मानिसहरूसंग भने, मानिसहरूले यो कुरा थाहा पाए कि तिनी परमप्रभुबाट टाढा भाग्दैछन। तब तिनीहरू अत्यन्तै डराए। अनि मानिसहरूले योनालाई सोधे, “तिमिले आफ्नो परमेश्वरको बिस्त्रमा किन नराप्ने काम गर्यौ?”
- 11 उता आँधी तूफान र समुद्रको छाल झन-झन बढ्दै थियो। त्यसैकारण योनालाई मानिसहरूले भने, “हामीले आफ्नो सुरक्षाको निम्ति के गर्नु पर्छ? समुद्रलाई शान्तगर्न को निम्ति हामीले तिमीसंग के गर्नु पर्छ?”
- 12 योनाले मानिसहरूलाई भने, “म जान्दछु मेरो कारणले नै समुद्रमा तूफान आएको हो, यसकारण तिमीहरूले मलाई समुद्रमा फ्याँकिदेऊ अनि तूफान शान्त भइहाल्छ।”
- 13 तर मानिसहरूले योनालाई समुद्रमा फ्याँकन चाँहँदैन थिए। उनीहरूले जहाजलाई किनारामा ल्याउन खबै कोसिस गरे तर त्यो हुन सकेन। आँधी तूफान र समुद्रको छाल अझ बढ्दै गयो।

योनालाई दण्ड

- 14 यसकारण, मानिलहरूले परमप्रभुलाई पुकारे, “बिन्ती छ, हे परमप्रभु बिन्ति छ, यस मानिसको ज्यानको सद्दा हामी नष्ट हुन नपरोस्, र हामी निर्दोषमाथि हत्याको दोष नलागोस्, किनकि हे परमप्रभु! तपाईंलाई जस्तो इच्छा लागेको थियो, सो गर्नु भएको छ।”
- 15 तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए र समुद्र शान्त भयो।
- 16 तब ती मानिसहरूले परमप्रभुको अत्यन्तै डर मान्न थाले र परमप्रभुको निम्ति भाकल गरे अनि बलिदान चढाए।
- 17 अनि योनालाई निल्टन परमप्रभुले एउटा ठुलो माछालाई खटाउनु भयो, र तिन दिन र तिन रात योना त्यस माछाको पेटभित्र रहे।

2

तब योनाले छुटकाराको निम्ति प्रार्थना गरे

- 1 योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे। उनले भने,
- 2 “मेरो कष्टको कारणले
मैले परमप्रभुलाई प्रार्थना गरे
अनि उहाँले मलाई
उत्तर दिनुभयो।
मृत्युको संसारदेखि म कराएँ,
र तपाईंले मेरो बिन्ति सुन्नुभयो।
- 3 “तपाईंले मलाई गहिरो भित्र,
समुद्रको मुटुमै फालिदिनुभएको थियो,
र मेरो चारैतिर छालहरू थिए।
तपाईंका भयंकर छालहरूले मलाई डुबायो।
- 4 तब मैले भनें, ‘म त तपाईंको दृष्टिबाट निकालिएको छु,
तैपनि म फेरि तपाईंको पबित्र मन्दिरतिर हेर्नेछु।

5 “पानीले मलाई मेरो
प्राण सम्मै घेर्यो,
गहिरो सगर मेरो चरैतिर थियो,
मेरो टाउको भरि
समुद्रका झ्याउहरू बेहेरिएका थिए।
6 म त समुद्रको फेद सम्मै पुगें।
पृथ्वीले मलाई सदाका निम्ति थुनिदियो।
तैपनि हे परमप्रभु! मेरा परमेश्वर,
तपाईंले खाडलबाट उठाएर मलाई
जीवन दिनुभयो।

7 “मेरो प्राणले सबै आशा गुमायो।
तब मैले परमप्रभुको सम्झना गरें।
परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें
अनि तपाईंले मेरो प्रार्थना तपाईंको पवित्र मन्दिरबाट सुन्नु भयो।

8 “ज-जसले ब्यार्थका मूर्तिहस्तिर मन लगाउँछन्
तिनीहस्ते गर्नु पर्ने सौँचो भक्तिलाई त्याग्द छन्।

9 तर म धन्यवादको स्तुति सहित
तपाईंमा बलिदान चढाउने छु,
मैले जेकुराको भाकल गरेको छु
सो पुरा गर्नेछु।”

उद्गार परमप्रभुबाटै हुन्छ!

10 तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यले योनालाई किनारामा उगेलिदियो।

3

परमेश्वरको बोलावट अनि योनाको आज्ञा पालन

1 त्यसपछि परमप्रभुले योनालाई फेरि भन्नुभयो,
2 “तिमी निनवेको ठूलो शहरमा जाऊ अनि म जे कुरा तिमीलाई बताउँछु सो त्यहाँ प्रचार गर।”
3 यसैले योना उठे अनि परमप्रभुको आज्ञा पालन गर्दै निनवेमा गए। निनवे सधैं ठूलो शहर थियो, त्यो पार गर्न तिन दिन लाग्थ्यो।
4 योना शहरको मध्य भागमा गए अनि मानिसहरूलाई प्रचारगर्न शुरु गरे। योनाले भने, “चालिस दिन पछि निनवे शहर नाश हुनेछ।”
5 परमेश्वरबाट त्यस्तो संदेश आएपछि निनवेका मानिसहरूले परमेश्वरमाथि विश्वास गरे। अनि तिनीहरू उपवास बसे र तिनीहरूले गरेका पापहरूका निम्ति सोचन थाले। मानिसहरूले दुःख व्यक्त गर्नका निम्ति विशेष प्रकारको वस्त्रहरू धरन गरे। शहरको सबै साना-ठूलाहरूले यसै गर्न थाले।
6 निनवेका राजाले यो समचार सुने अनि उनले पनि आफ्नो नराम्रो कर्मका निम्ति शोक मनाए। यसको निम्ति राजाले आफ्नो सिंहासन त्यागे। उनले आफ्नो राज वस्त्र त्यागे र आफ्नो दुःख व्यक्त गर्न शोक वस्त्र लगाए। त्यसपछि राजा धुलोमा बसे।
7 त्यसपछि राजाले एउटा वचन लेख्न लगाए र शहरमा घोषणा गरे:

राजा अनि ठूलो शसकहरू को आदेश यो थियो:

केही समयको निम्ति कुनै पनि मानिस अथवा पशु गाई-गोरु अथवा भडा-बग्छा, कसैले केहि खाने कुरा नखानु। कुनै पनि सर्जीव प्रणीले निनवे मा केहि पनि खाने पिउनेछैन।
8 तर प्रत्येक मानिस र पशुहरूले पनि विशेष प्रकारको वस्त्र धारण गम्न जसबाट यो देखियोस् कि तिनीहरू सबै दुःखी छन्। मानिसले परमेश्वरलाई ठूलो स्वरले बोलाउनेछन्। अनि प्रत्येक मानिसले आफ्नो जीवन शैली बदल्नु पर्नेछ, अनि उसले नराम्रो कर्म छोड्नु पर्नेछ।
9 त्यसपछि हुनसक्छ, परमेश्वरले आफ्नो मन परिवर्तन गर्नु हुनेछ। अनि जुन योजना गर्नु भयो त्यो नगर्न पनि सक्नु हुन्छ। परमेश्वर क्रोधित हुन रोकिनु होला र हामीहरू ध्वंस नहोला।

10 मानिसहरूले जुन कुरा गरेकाथिए त्यो परमेश्वरले देख्नु भयो। कसरि तिनीहरू आफ्ना कुकर्मबाट फर्किएर आए। त्यसैले परमेश्वरले आफ्नो इच्छा बढिलनुभयो, अनि तिनीहरूमाथि जुन आपत्ति ल्यउन सोच्नु भएको थियो सो गर्नु भएन। परमेश्वरले मानिसलाई दण्ड दिनु भएन।

4

परमेश्वरको दयाले योनालाई क्रोधित बनायो

1 योनालाई यो सधैं मनपरन कारण परमेश्वरले शहर बचाउनु भयो। त्यसैले योनालाई सधैं रिस उठ्यो।
2 उनले परमप्रभुलाई आरोप गर्दै भने, “मलाई थाहा थियो तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। म त आफ्नो देशमा थिएँ, तपाईंले नै यहाँ बोलाएर ल्याउनु भयो। त्यसै समय मलाई थाहा थियो, तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। मैले त्यसैबेला तँशिश तिर भागेर जाने कोशिश गरेको थिएँ। मलाई थाहा थियो तपाईं एक दयालु परमेश्वर हुनुहुन्छ भनेर। मलाई थाहा थियो तपाईं कस्योमाथ हुनुहुन्छ भनेर अनि मानिसलाई दण्ड दिन चाहनु हुन्। मलाई थाहा थियो कि तपाईं दयापूर्ण हुनुहुन्छ। मलाई ज्ञान थियो यदि यिनीहरूले पाप गर्न छोडे भने तपाईंले यिनीहरूको विनासको योजना बदल्नु हुन्छ।
3 यसकारण हे परमप्रभु, म तपाईंलाई यही माग्छु कि तपाईंले मलाई मारुनुहोस्। मेरो निम्ति बाँच्नु भन्दा मर्नु राम्रो छ।”
4 तब परमप्रभुले भन्नुभयो, “मैले ती मानिसहरूलाई नष्ट नगर्दा तिमी रिसाउनु सही हो र?”

5 यी सबै कुराहरूले योना अझैपनि रिसाई रहेका थिए। यसकारण उनी शहर बाहिर गए। योना यस्तो शहरमा गए जुन शहर पूर्वी प्रदेशको नजिकमा थियो। योनाले त्यहाँ आफ्नो निम्ति छाप्रो बनाए। फेरि त्यसको छायाँमा बसेर यस्तो कुरा सोचन थाले कि अब शहरमा के घट्ने हो।

लौकाको बोट र किरा

6 परमप्रभु परमेश्वरले एउटा लौकाको बोट उमानुं भयो अनि त्यसलाई छिटो-छिटो टूलो पनुंभयो अनि योना माथि छायाँ दिनुभयो भयो जसले योनालाई शितल स्थान बनायो। योनाले यसबाट अत्यन्तै आराम पाए। यो बोटको कारण योना अत्यन्तै प्रसन्न भए।

7 अर्को दिन बिहानै बोटको एक भाग खानको निम्ति परमेश्वरले एउटा किरा पठाउनु भयो, किराले त्यो बोट खायो अनि त्यो बोट ओइलाई हाल्यो।

8 सूर्य उदाएपछि परमेश्वरले पूर्वीय हावा चलाई दिनुभयो र घाम टनटलापुर सित योनाको टाउकोमा पर्यो र तिनी हैरान भए। मरिने रहेछ भनेर परमेश्वरसित बिन्ति गर्न थाले, “मेरो निम्ति बाँच्नुभन्दा त मनुं नै उचित छ।”

9 अनि परमेश्वरले भन्नुभयो, “के लौकाको बोटको निम्ति रिसाउनु उचित हो?”

योनाले उत्तर दिए, “हो मेरो निम्ति रिसाउनु नै उचित हो, मलाई यस्तो रिस उठेको छ कि म मरिहालौं।”

10 तब परमप्रभुले भन्नुभयो, “हेर, त्यो बोटको निम्ति तैले केहि पनि गरिनस्। तैले रोपेको पनि हैनस्। त्यो एकै रातमा उम्रियो र एकै रातमा ओइलाईहाल्यो अनि त्यो बोटको निम्ति सहानभूति अनुभव गर्छस्।

11 यदि तै त्यो बोटको निम्ति व्याकुल हुन सक्छस् भने के यति टूलो शहर निनवे, जसमा धेरै मानिसहरू अनि वस्तुहरू छन्। त्यस शहरमा 1,20,000 भन्दा बढ्ता मानिसहरू छन्, तिनीहरूले जान्दैनन् कि तिनीहरूले भूल गरिरहेका छन्।”

मीकाको पुस्तक

सामरिया र इस्राएललाई दण्ड दिइनेछ

1 परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरू यहूदाका राजाहरू थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे।

2 हे जाति-जातिका मानिसहरू हो! तिमीहरू सबैले सुन,
हे पृथ्वी र त्यसमा बस्ने मानिसहरू सुन।

मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ।

मेरो मालिक तिमीहरूको बिस्मृतामा एकजना साक्षी भई आउँनु हुनेछ।

3 हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ।

उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ।

4 परमप्रभु परमेश्वरको चरणमुनि

पर्वत पल्लेर जानेछ,

जसरि आगोमा मैन पग्लन्छ,

जसरी पहाडबाट पानी बगेर झर्छ।

5 यस्तो भयो किनभने याकुबले पाप गरेको थियो।

किनभने इस्राएलका कुल समूहले पाप गरेका थिए।

सामरिया पापको करण

याकुबको पाप के हो?

यो सामरिया हो।

यहूदाको अग्लो स्थान कुनहो?

यो यरूशलेम हो।

6 यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु।

त्यो यस्तो स्थान हुनेछ जहाँ दाख रोपिनेछ।

म सामरियाका ढुङ्गाहरूलाई बेसीमा फालिदिनेछु

र त्यसका जगहरू सतहमा पुर्याइदिनेछु।

7 म त्यसका मूर्तिहरू सबै टुक्रा-टुक्रा पारिदिनेछु।

सबै धन जे त्यले कमाएको छ भस्म पारिदिनेछु

र म तिनीहरूको झुटा देवताहरूको मूर्तिहरू सबै ध्वंस गरिदिनेछु,

जबकि यी मूर्तिहरू वेश्यावृत्ति मार्फत बनिएका थिए।

ती मूर्तिहरू फेरि वेश्याहस्ताई नै

तिर्न प्रयोग हुनेछन्।

मीकाको ठूलो दुःख

8 म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु।

म खालि खुट्टा र नाङ्गै हिँड्नेछु।

म स्याल जस्तै साह्रो कराउँनेछु

र शत्रुमुर्गा झैं विलाप गर्नेछु।

9 सामरियाको घाऊ निको हुनेछैन।

त्यसको पाप यहूदा सम्म फैलनेछ।

यो मेरा मानिसहरूको शहरको प्रवेशद्वार सम्म जानेछ,

किनकि यो त यरूशलेम सम्म आपुगेको छ।

10 यो कुरा गातमा नभन।

त्यसका निम्ति रूँदै नरोऊ,

विलाप गर्दै बेत-लाप्रामा

धूलोमा लडी-बडी गर।

11 हे शाफीरका वासिन्दाहरू हो,

तिमीहरू आफ्नो बाटोमा नाङ्गो

र लज्जित भएर जाऊ।

ती मानिसहरू जो सानानको वासिन्दाहरू हुन्

तिनीहरू बाहिर आउने छैनन्।

बेतेसेलमा मानिसहरूको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्।

12 मारोतका वासिन्दाहरूले केही राम्रो कुरा होस् भनी

व्याकुलतापूर्वक पखिरहेकाछन्।

किनभने कष्ट परमप्रभुबाट

यरूशलेमको मुलढोकामा आएकोछ।

- 13 हे लाकीशका वासिन्दाहरू हो!
तिमीहरूले वेगवान घोडाहरू रथमा बाँध।
सियोनको पाप रथहरूबाट नै शूद्र भएको थियो।
जसको मार्फत तिमीहरूले इम्राएलले गरे जस्तै पाप गरे।
- 14 यसकारण मोरशेत गातमा
तिम्रो बिदाको सौगात तिमीले दिनु पर्नेछ।
अकजीबाका घरहरूले
इम्राएलका राजालाई धोका दिनेछन्।
- 15 हे मोरशाका वासिन्दाहरू!
तिमीहरूको बिस्वुद म एक जना मानिस पठाऊनेछु
जसले तिमीहरूबाट सबै चिजहरू खोसेछ।
इम्राएलको महिमा अदुल्लाम सम्म आउनेछ।
- 16 यसकारण तिमीले आफ्नो केश काट, चिण्डे* होऊ।
किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौं
तिनीहरूका निम्ति दूँने छौं अनि तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ।
किनकि तिम्रो नानीहरूलाई कैदी झैं लगिनेछ।

2

मानिसहरूका दुष्ट योजना

- 1 मानिसहरूमाथि यस्तो विपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरू बनाउँछन्।
यस्ता मानिसहरू ओछ्यानमा सुति-सुति षड्यन्त्र रचदछन्,
अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिंड्न थाल्दछन्।
त्यसो गर्ने सामर्थ्य तिनीहरूसँग छ।
- 2 तिनीहरूले जमीनको चाहना गर्छन् भने तिनीहरूलाई लिन्छन्।
तिनीहरूले घरहरू लिने इच्छा गर्छन् भने यसलाई लिन्छन्।
तिनीहरूले कुनै पनि मानिसलाई धोका दिन्छन् र उसको घर लान्छन्।
तिनीहरूले एउटा मानिसलाई धोका दिन्छन् र उसको सबै चिजहरू लिनेछन्।
मानिसहरूलाई सजाय दिने परमप्रभुको योजना।
- 3 यसकारण परमप्रभु यी कुराहरू भन्नुहुन्छः
“हेर म तिमीहरूमाथि विपत्ति ल्याउने योजना बनाउँदैछु।
तिमी आफ्नो सुरक्षा गर्न सक्दैनौ।
तिनीले आफैले आफैलाई यो कष्टमा सहायता गर्न सक्दैनौ।
किनभने नराम्रो समय आउँदैछ।
- 4 त्यस समय मानिसहरू तिमीमाथि हँसिन्छन्।
तिम्रो बिषयमा बिलापको गीत तिनीहरूले गाउँनेछन्।
अनि भन्नेछन्, ‘हामी नष्ट भयौं,
परमप्रभुले हाम्रा मानिसहरूको जमीन खोसेर
अरू मानिसहरूलाई दिनुभयो।
हो उहाँले मेरो जमीन हाम्रो शत्रुहरूलाई बाँडिदिनु भयो।
- 5 जब त्यो भूमि परमप्रभुका मानिसहरूको सभामा चिड्हाहालेर बाँडिन्छ
प्रतिनिधिको स्पमा सेवा गर्ने तिम्रो कोही हुनेछैन।’ ”
- मीकालाई उपदेश दिन दिएनन्।
- 6 मानिसहरू भन्छन्, “तिमीले हामीलाई उपदेश नदेऊ,
उनीहरूले यस्तो गर्नु हुँदैन थियो,
हामीमाथि कुनै पनि नराम्रा कुराहरू आईपर्ने छैनन्।”
- 7 याक्बका मानिसहरूले भन्छन्,
के परमप्रभु रिसाउनु भएको छ?
के उहाँको कर्महरू यी हुन्?
के धार्मिक जीवन
जीउनेहरूको लागि उहाँले
असल चिजहरू गर्नुहुन्छन् र?
- 8 तर अहिले मेरो आफ्नै मानिसहरू मेरो शत्रु भएका छन्,
जसले आफू सुरक्षित छौं भनि सम्झन्छन्।
तिमीहरू उनीहरूको खाधो चोछौं
जस्तो कि तिनीहरू युद्ध बन्दीहरू हुन्।
- 9 मेरो मानिसका श्रीहरूलाई तिमीहरूले घरबाट निकालेर

* 1:16: चिण्डे ती मानिसहरूले शोक देखाउन उनीहरूले आफ्नो केश मुण्डन गर्दथे अथवा यसको अर्थ परमेस्वरसँग विशेष करार बाँध्नु पनि हुन्छ।

जानको निम्ति बिबश बनायौ, जुन घरहरू राम्रो र आरामदायी थिए
तिमीले उनीहरूको सा-साना नानीहरूलाई
मेरो आशिष देखि बन्चित गरायौ।

10 उठ, अनि यहाँबाट भाग!

त्यो विश्राम गर्ने ठाउँ हैन।

किनभने यो ठाउँ पवित्र छैन,

यो नष्ट भएर गयो, यो डरलाग्दो विनाश हो।

11 यो सम्भव हुन्छ कि एकजना झूटा-अगमवक्ता आउँछ अनि झूटो बोल्छ।

उसले भन्न सक्छ, “यस्तो एउटा समय आउनेछ

जब त्यहाँ प्रशस्त मद हुनेछ।”

यस प्रकारका अगमवक्ता तिनीहरू चाहन्छन्।

परमप्रभुले उहाँका मानिसहरूलाई एकसाथ ल्याउनु हुन्छ।

12 हो, हे याक्ब म निश्चयने तिमीहरू सबैलाई भेला गर्नेछु।

म इस्राएलका बाँचेका सबैलाई भेला गर्नेछु।

म तिनीहरूलाई गोठका भेडा बाखाहरू

र खँकका बिचमा बथान झैं एकै ठाउँमा भेलापार्नेछु।

फेरि त्यो स्थान धेरै मानिसहरूको भिडले

खचाखच र हल्ला-खल्ला हुनेछ।

13 तिनीहरू मध्ये एकजना आउनेछ, जसले पर्खाल भत्काएर जान सक्नेछ।

उसले पर्खाल भत्काएर मानिसको अघि बाटो बनाउने छ र मानिसको अघि बाटो तयार पार्नेछ।

तिनीहरू मोक्ष प्राप्त गरेर त्यो शहर छोडेर जानेछन्।

तब राजा तिनीहरूसँग जानेछन्। परमप्रभु मानिसहरूसँग हुनुहुनेछ।

3

इस्राएलको अगुवाहरू दुष्टताको दोषी

1 फेरि मैले भनें, “हे याक्बका अगुवाहरू, अब सुन।

इस्राएलको शासकहरू तिमाहरूले न्याय के हो सो जान्नु पर्छ।

2 तिमीहरूले मलाई घृणा गरेर खराबलाई प्रेम गर्छौं।

तिमीले मानिसको छाला काढ्छौ।

तिमीहरूले तिनीहरूका हड्डीहरूबाट मासु निकाल्दछौ।

3 तिमीहरूले मेरा मानिसहरूलाई ध्वंस पारिरहेका छौ।

तिमीहरूले उनीहरूको छाला सम्म काढि रहेको छौ। तिनीहरूको हड्डी बाँचेर

अनि तिनीहरूलाई भाँडामा पकाईने मासुको टुक्रा जस्तै बनाउँदै छौ।

4 तिमीहरूले परमप्रभुको प्रार्थना गरिरहेका छौ

तर परमप्रभु जवाफ दिनुहुन्न।

परमप्रभुले आफ्नो मुख तिनीहरूदेखि लुकाईरहनु भएकोछ।

किनकि तिमीहरूले नराम्रो कर्म गरेका छौ।”

झूटो अगमवक्ताहरू

5 परमप्रभु झूटा अगमवक्ताहरूको विषयमा भन्दछ जसले मेरा मानिसहरूलाई पाप गर्न लगाए।

“यदि मानिसहरूले यी झूटो अगमवक्ताहरूलाई

खान दिए भने तिमीहरूलाई ‘शान्ति होस्’ भन्दछन्,

यदि ती मानिसहरूले खान दिएन भने तिनीहरूको विरुद्ध सेनाहरू भड्काउँछन्।

6 “यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ,

तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ।

भविष्यको गर्वमा जे लुकेको छ,

तिमीले बताउन सक्दैनौ।

यसकारण तिमीहरूलाई अँध्यरो जस्तै लाग्नेछ।

अगमवक्ताहरूमाथि सूर्य अस्ताउनेछ।

अनि उनीहरूलाई दिन पनि रात जस्तै हुनेछ।

7 दर्शन देखेलाई लज्जित पारिनेछ।

एकजना मानिस जो अगमवक्ता हो उसलाई झमेलामा पारिन्छ।

तिनीहरूले तिनीहरूको आफ्नो अनुहार छोपेछन्।

किनभने परमेश्वरबाट त्यहाँ उत्तर आउनेछैन।”

मीका परमेश्वरका साँच्चो अगमवक्ता हुन्।

8 तर परमप्रभुको आत्माले मलाई

- शक्ति, न्याय, अनि सामर्थ्य दिनुभएको छ।
 म याकूबलाई उसको अपराध बताउँनेछु।
 हो, म इस्राएललाई त्यसको पापको बिषयमा भन्नेछु।
 इस्राएलका अगुवाहरू दोषी छन्।
 9 हे याकूबका अगुवाहरू, इस्राएलका शासकहरू, तिमीहरू मेरो कुरा सुन।
 तिमीहरू न्यायलाई घृणा गर्दछौ।
 यदि कुनै वस्तु बाटोमा छ भने,
 तिमीहरूले त्यसलाई बाड्नो पारिदिन्छौ।
 10 तिमीहरूले सियोनको निर्माण गर्दा मानिसको हत्या गर्थौ।
 तिमीहरूले यरूशलेमलाई पापको मूलढोका बनाउं छौ।
 11 यरूशलेमका न्यायधीशहरूले
 घुस लिएर न्याय गर्छन्।
 यरूशलेमका पूजहारीहरूले
 ज्यानलिएर ब्यावस्था सिकाउँछन्।
 मानिसहरूले अगमवत्ताहरूलाई पैसा दिनुपर्दथ्यो,
 अनि मात्र उनीहरूले कुनै दण्ड पाउनेथिए।
 उनीहरूले सोच्चे, परमप्रभुले उनीहरूलाई बाँचाउँछन्
 अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ,
 यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”
 12 हे अगुवाहरू! तिमीहरूको कारणले सियोनको विनाश भयो।
 यसैकारण यो खेत झैं जोतिनेछ।
 यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ
 अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।

4

- व्यावस्था यरूशलेमबाट आउने छ
 1 अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर,
 डाँडा चाँहि पहाडहस्ता सर्वोच्च बनाईने छ,
 अनि त्यो पहाडहरू भन्दा उच्च पारिने छ
 अनि अरू जातिहरू त्यसमा ओईरिएर आउनेछन्।
 2 धेरै मानिसहरू त्यहाँ आएर भन्नेछन्,
 “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेश्वरको मन्दिरमा जाऊं,
 र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनु हुनेछ।
 हामीहरू उहाँको मार्गमा हिंड्नेछौं।”

- किनभने व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।
 3 उहाँले देशमा बिभिन्न मानिसहरूका बीच इन्साफ गर्नु हुनेछ
 र टढा सशक्त सामर्थी जातिहरूको झगडाको फैसला गर्नु हुनेछ।
 तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोको फाली
 र भालाहरू चाँहि हँसिया बनाउनेछन्।
 जाति-जातिहरूले एक-अर्काको बिहस्तुमा
 तरवार चलाउने छैनन्,
 न त तिनीहरूले कहिल्यै लडाईं गर्न सिकनेछन्।
 4 तर प्रत्येक मानिसहरू तिनीहरूको आ-आफ्नो दाखको बोट
 र नेभाराको बोट मुनि बसेछन्।
 कसैले तिनीहरूलाई डर देखाउने छैन।
 किनभने सर्वशक्तिमान परमप्रभु परमेश्वरको मुखले नै यी कुराहरू भन्नु भएकोछ।

- 5 सबै जातिका मानिसहरू चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्।
 तर हामी चाँहि सदा-सर्वैद परमप्रभु हाम्रा परमेश्वरको नाउँमा हिंड्नेछौं।

- राज्य फर्काएर ल्याइन्छ
 6 परमप्रभु भन्छन्,
 “लड्गडाहरूलाई म त्यसदिन जम्मागर्नेछु
 अनि धपाईएकाहरूलाई
 र तिनीहरू जसलाई मैले दण्ड दिएको थिएँ,
 म भेला गर्नेछु।”

- 7 “लडुगाडाहस्ताई एउटा बेचेको भाग
र फर्प्योकिएकाहस्ताई
एउटा सामर्थी जाति तुल्याउनेछु।”
तिनीहस्ताथि सियोनमा
परमप्रभुले अब देखि
सदा-सर्वदे राज्य गर्नुहुनेछ।
- 8 अनि तिमी, हे एदेरका धरहरा,
सियोनकी छोरीको डौँडा।
पहिलेको शासक तिमीहरू कहाँ आउनेछन्
र यरूशलेमको छोरीको
अधिराज्य कायमहुनेछ।
जसरि पहिला थियो।
- किन यरूशलेम बेबिलोन जानै पर्छ?
9 अब तिमी किन चिच्याई-चिच्याई रुन्छ्यौ?
के तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्?
के तिम्रो सल्लाहकार नष्ट भयो
र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?
- 10 हे सियोनकी छोरी,
सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोजु।
किनकि अब तिमी शहरबाट बाहिर जानेछ्यौ
र मैदानमा बस्नेछौ
र माथि बाबेलमा जानेछ्यौ
र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ।
परमप्रभुले तिम्रा शत्रुको हातबाट
तिम्रो उद्धार गर्नुहुनेछ।
- परमप्रभुले अन्य राज्यहस्ताई नाश गर्नुहुनेछ।
- 11 अनि अब धेरै जातिहरू भेला भएर, तिम्रो बिस्व भन्नेछन्,
“त्यो अशुद्ध होस् र सियोनलाई
हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”
- 12 तर तिनीहरूले परमप्रभुको बिचारलाई जान्दैनन्।
न त तिनीहरू उहाँको युक्तिलाई बुझ्दछन्।
किनभने उहाँले खलामा बिटाहरू जम्मागरे छै
तिनीहरूलाई जम्मा गर्नु भएकोछ।
- इसाएलले त्यसको शत्रुहस्ताई पराजित गर्ने छ।
- 13 “हे सियोन छोरी, उठ अनि दाईं गर
किनभने म तिम्रा सीङहरूलाई
फलामको र तिम्रो खरहरूलाई पीतलको बनाउनेछु।
तिमीले धेरै जातिहरूलाई चुर-चुर पार्नेछौ
र तिनीहरूको धन-सम्पत्ति
सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।”

5

- 1 अब तिमी पर्खालले घेरियो!
हामी धेरामा पर्यौ।
तिमीहरूले इस्राएलको न्यायकर्तालाई
फलामको लौरीले गालामा हिकाउँनेछन्।
मसीह बेतलेहममा जन्मनेछन्।
- 2 तर हे बेतलेहम एप्रात,
तिमी यहदाका बीचमा धेरै सानो छौ,
तिमी जो यहदाका हजारौका बीचमा सानो छौ,
तर तिमीबाट एउटा “इसाएलको शासक” मेरो निम्ति आउनेछ।
उहाँको सुस्वात प्राचीन कालदेखिने छ,
धेरै-धेरै अघि देखि।
- 3 यसकारण जब सम्म जन्मेको कष्टमा पर्नेले जन्माउँदैन,
तब सम्म उहाँले सियोनलाई त्यागि दिनुहुनेछ।
तब तिनका बचेका दाज्यू-भाईहरू चाँहि
इसाएलीहरूकहाँ फर्किएर आउनेछन्।

4 अनि ऊ खडा हुन्छ आफ्नो भेडाको बथानलाई परमप्रभुको शक्तिले
 अनि उसका परमप्रभु परमेशवरको महिमाले खवौँउछ।
 तिनीहरू सुरक्षित हुनेछन्
 किनभने ऊ पृथ्वीको अर्को अन्त सम्म महान रहनेछ।
 5 यहीं शान्ति हुनेछ

जब अशूरी हाम्रो देशमा आउँछ
 र त्यसले हाम्रो देशमा खुट्टा टेक्छ
 तब हामी त्यसको बिरुद्धमा सात गोठाला
 र आठ अगुवाहरू खडा गर्नेछौं।

6 अनि तिनीहरूले अशूरमाथि त्रवारले
 र निम्नोदको भूमिमाथि नाङ्गो तरवारले शासन गर्नेछन्।
 अब अशूरीहरू हाम्रो देश भित्र परन्छन् र हाम्रो सिमानामा पाईला टेक्छन्
 तब उहाँले हामीहरूलाई अशूरीहरूको हातबाट बचाउनुहुनेछ।

7 अनि याकूबका बाँकि रहेकाहरू चाँहि
 धेरै मानिसहरूका बिचमा परमप्रभुबाट आएको शीत
 र घाँसमाथि पर्ने झरी झैं हुनेछन्,
 जसले न त कुनै मानिसलाई न मानिसका कुललाई पर्खिनेछ।

8 अनि याकूबका बाँकि रहेकाहरू चाँहि
 धेरै जनताको बीचमा
 जङ्गलका पशुहरूका बीचमा सिंह
 र जीव-जन्तुहरूको बिच
 सिंहको बच्चा जस्तै हुनेछन्
 जो तिनका बीचमा कुल्चैदै
 र तिनीहरूलाई

टुका पाँदै जानेछन्,
 र बचाउने कोही पनि हुनेछैन।
 9 तपाईंका बाहुली तपाईंका बिरोधीहरूमाथि रहोस,
 र तपाईंका सबै शत्रुहरू ध्वंस हुनेछन्।

मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्
 10 परमप्रभु भन्नुहुन्छ,

“त्यसदिन म तिम्ना घोडाहरू खोप्सेछु
 र म तिम्ना रथहरू नष्ट गरिदिनेछु।

11 म तिम्ना देशको सबै शहरहरू उजाड पारिदिनेछु।
 म तिम्ना सबै गढीहरू भत्काई दिनेछु।

12 फेरि तिमीले जादू चलाउने प्रयत्न गर्नेछौनौं,
 फेरि तिमी ती मानिसहरूको भविष्य बताउने प्रयास गर्नेछौनौं।

13 म तिम्ना झट्टा देवताको, मूर्तिहरू नष्ट गरिदिनेछु।
 ती झट्टा देवताको मूर्तिहरूको ढुङ्गाको मूर्ति, स्मृति, स्तम्भहरू सबै उखेलेर फर्काइदिनेछु
 जसलाई तिमीहरू स्वयंले, आफ्नो हातले बनाएका थियौं, तिमीहरू त्यसको पूजा गर्ने पाउनेछौनौं।

14 म अशोरा देवीका पूजाको खम्बाहरू नष्ट गरिदिनेछु।
 अनि म सबै तिम्ना झट्टो देवताहरू नष्ट गरिदिनेछु।

15 त्यहाँ केही जातिहरू छन् जसले मेरो कुरा सुन्दैनन्।
 म तिनीहरूसित क्रोधित हुनेछु र म तिनीहरूसित बदला लिनेछु।”

6

परमप्रभुको आरोप

1 परमप्रभुले जे भन्दै हुनुहुन्छ, त्यसलाई ध्यानदेऊ:
 “उठ अनि पहाडको सामुन्ने खडा हौ, अनि फरि उहाँलाई आफ्नो कथाको पक्ष सुनाऊ।
 पहाडहरूलाई आफ्नो कथा सुनाऊ।

2 परमप्रभु आफ्ना मानिसहरूलाई आरोप गर्नु हुन्छ।
 पहाडहरू आफ्ना परमप्रभुको आरोप सुन,
 अटल रहने पृथ्वीका जगहरू हो, परमप्रभुको आरोप सुन,
 उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देवी छ।”

3 परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरू! के मैले कुनै दिन तिमीहरूलाई नराप्नो गरे?
 मैले कसरी तिम्ना जीवन कठिन बनाइदिँए?
 मलाई भन! मैले तिमीहरूलाई के गरे?”

4 म तिमीलाई भन्दैछु, मैले तिमीलाई जे गर्ने,
 मैले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएँ!
 मैले तिमीलाई तिम्रो दासत्वको जीवनबाट मुक्त गराएँ।
 मैले तिम्रो अग्वाको निम्ति, मोशा, हारून अनि मरियमलाई पठाएँ।
 5 हे मेरा मानिसहरू, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर।
 ती कुरा याद गर जो अबोरको छोरा बिलामले बालाकलाई भनेको थियो।
 ती कुरा स्मरण गर जो सितीमबाट गिलगाल सम्म घटेको थियो।
 तब मात्र बुझ्नेछौ, परमप्रभुमा उद्धार छ।”

परमेश्वर हामीबाट के चाहानु हुन्छ?
 6 जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु,
 तब परमेश्वरको छेउमा आफूसंग के लिए जाऊँ?
 के परमप्रभुको छेउमा
 एक वर्षको बाछो होमबलि चढाउन लिए जाऊ?
 7 के परमप्रभु एक हजार भेडा
 र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ?
 के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा
 जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गर्दुँ?

8 हे मानिस! परमप्रभुले तिमीहरूलाई के असल छ त्यो भन्नु भएकोछ।
 परमप्रभुले तिमीहरूलाई उहाँ के चाहानु हुन्छ,
 त्यो बताउनु भएको छ।
 मानिसहरूसंग तिमी साँचो बन,
 अस्संग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।

इसाएलका मानिसहरू के-के गरिरहेकाछन्?
 9 परमप्रभुको आवाजले यरूशलेम शहरलाई बोलाउँदैछ:
 उहाँ भन्नुहुन्छ, “जानी मानिसले परमप्रभुको नाउँलाई सम्मान गर्छ।
 यसकारण तिमी जातिहरू र तिमीहरू जो यहाँ जम्मा भएकाहरू हो ध्यान देऊ।
 10 के अझै पनि दुष्टहरूले चोरको धन सम्पत्ति
 लुकाए राखेको छ?
 के दुष्टहरूले अझै पनि मानिसहरूलाई
 टोकरिहरूले धोका दिइ रहेकोछ
 जुन टोकरिहरू सानो छ।
 11 के मैले ती दुष्ट मानिसहरूलाई बेवास्ता गर्ने?
 जसले अझै पनि कपट तराजु
 र छलको ढकले मानिसहरूलाई ढगिरहेका छन्?
 12 त्यस शहरका धनी मानिसहरू निर्दयी काम गर्छन्।
 त्यस शहरका मानिसहरू अझै पनि झूटो बोल्दछन्।
 हो! ती मानिसहरू तिनीहरूको झूटो कुरा गर्छन्।
 13 यसकारण मैले तिमीहरूलाई दण्ड दिन शुरू गर्ने।
 म तिमीहरूलाई तिमीहरूको पापको कारण नष्ट गरिदिनेछु।
 14 तिमीहरूले भोजन गर्नेछौ तर तिम्रो पेट भरिने छैन।
 अनि फेरि तिमी भोको हुनेछौ।

तिमीले मानिसहरूलाई बचाउने कोसिस गर्छौ
 तर तिमीले जसलाई बचाउँछौ म त्यसलाई तरवारले काटिदिनेछु।

15 तिमीहरू आफ्नो बिऊ छर्छौ,
 तर तिमीहरू बाली काट्ने छैनौ।
 तिमीले कोलमा जैतून पेलेर तेल निकाल्छौ
 तर तिमीले आफ्नो शिरमा घस्र पनि तेल प्रशस्त मात्रामा पाउँदैनौ।
 तिमी दाख पेलेर दाखरस त निकाल्छौ
 तर पिउन पर्याप्त हुँदैन।

16 यस्तो किन हुन्छ? किनकि तिमीहरू
 ओझ्रीको कानूनहरू पालन गर्छौ।
 तिमीहरू ती नराम्रा कुराहरू भन्छौ
 जुन कुराहरू आहाब का घरानामा गर्छन्।
 तिमीहरू उनीहरूको शिक्षा अनुसार चल्छौ।
 यसकारण म तिमीहरूलाई नष्ट पर्नेछु।
 तिम्रो शहरका मानिसहरू हौंसोको पात्र हुनेछन्।
 तिमीहरू अन्य राज्यहरूको घृणाको पात्र बनिनेछौ।”

7

- मानिसहस्को आचरणले मीका व्याकुल
 1 म व्यकुल छु, किनकि म ग्रीष्म ऋतुको त्यो फल जस्तै जस्तै भएकोछु जो टिपिसकिएको छ।
 म त्यो दाख जस्तै भएको छु जो टिपिसकिएको छ।
 अब त्यहाँ एउटा पनि दाख रहेकोछैन।
 पहिले फलेको नेभाराने छैन जुन मलाई मन पर्थ्यो, त्यो एउटा पनि रहेको छैन।
 2 यसको अर्थ हुन्छ; ती सबै राम्रा मानिसहरू गइसकेकाछन्,
 एउटै पनि धर्मी मानिसहरू यो भूमिमा रहेनन्।
 हरेक मानिसहरू एक- अर्कोलाई मार्नको निम्ति ढुकी बस्छन्।
 हरेक मानिस आफ्नो भाइलाई जालमा फसाउँन षड्यन्त्र रचिबस्छन्।
 3 मानिसहस्को दुवै हातहरू नराम्रो काम गर्न तयार छन्।
 शसकहरू काम गर्नलाई घुस माग्छन्।
 न्यायकर्ताले पैसा लिएर न्यायलयमा फेसला बढ्दिए गर्छन्।
 “मुख्य अग्वाहरू” साँचो र निष्पक्ष निर्णय लिंदैनन्। तिनीहरू आफुलाई जस्तो मनपर्छ, त्यस्तै काम गर्छन्।
 4 तिनीहरूले असललाई पनि नोकसान गर्ने छन्,
 र कौढा घारीमा पर्याक्ने छन्।
 दण्डको दिन आइरहेछ
 तिमीहस्का अगमवत्काले भनेका थिए यस्तो दिन आउनेछ,
 तिमीहस्का प्रहरीहस्को दिन आउँदछ।
 अब तिमीहस्लाई सजाय दिनेछन्।
 तिमी अन्यायमा पर्नेछौ।
 5 तिमी आफ्नो छिमेकीमाथि भरोसा नगर।
 तिमी आफ्नो साथीलाई विश्वास नगर।
 आफ्नो पढीसित पनि
 खुलेर कुरा नगर।
 6 मानिसको आफ्नै घर भित्र शत्रु हुन्छ।
 छोराले बाबुको आदर गर्दैनन्।
 छोरी आफ्नी आमाको बिस्ममा जानेछे।
 बहारी आफ्नी सासुको बिस्ममा जानेछे।
 परमप्रभु रक्षा गर्नुहोस्
 7 म सहायताको निम्ति परमप्रभुलाई हेर्नेछु।
 म परमेश्वरको प्रतिक्षा गर्नेछु उहाँले मलाई बचाउँनु भएकोछ।
 मेरा परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ।
 8 म लडेकेछु, तर हे, मेरो शत्रु! मेरो हाँसो नउडाऊ।
 म फेरि खडा हुनेछु।
 यद्यपि आज अँध्यारोमा बसेकोछु,
 परमप्रभुले ममा ज्योति ल्याउनुहुनेछ।
 परमप्रभुले क्षमा गर्नुहुन्छ
 9 मैले परमप्रभुको बिस्म पाप गरेको थिएँ।
 यसकारण, उहाँ मसित रिसाउँनु भएको थियो।
 तर न्यायलयमा उहाँले मेरो निम्ति मुद्दा लडी इन्साफ गर्नुहुनेछ।
 उहाँले त्यही काम गर्नुहुनेछ जुन काम मेरो निम्ति उचितछ।
 फेरि उहाँले मलाई बाहिर उज्यालोमा ल्याउनुहुनेछ।
 अनि म उहाँको उद्धार हेर्नेछु।
 10 फेरि मेरो शत्रुहस्ले
 यो देखेर लज्जित हुनेछन्।
 मेरो शत्रुहस्ले मलाई सोधेको थियो,
 “तेरा परमप्रभु परमेश्वर कहाँछन्?”
 त्यस समय, म उसमाथि हाँसेछु।
 मानिसहस्ले उसलाई हिलो मैलोलो कुल्चेको जस्तै कुल्चने छन्।
 यह्दीहरू फर्कनेछन्
 11 त्यो समय आउनेछ जुन दिन तिम्रा पर्खाल फेरि निर्माण हुनेछ,
 त्यस समयमा तिम्रो देश विशाल हुनेछ।
 12 तिम्रा मानिसहरू तिम्रो भूमिमा फर्केर आउनेछन्।
 तिनीहरू अश्शूर र मिश्रदेशदेखि आउनेछन्।
 तिम्रा मानिसहरू मिश्र र यूफ्रेटिस नदीको
 अर्को भूमिबाट आउनेछन्,
 समुद्रदेखि लिएर समुद्रसम्मका

र पर्वतदेखि पर्वतसम्मका मानिसहरू आउनेछन्।

13 पृथ्वी ती मानिसहरू जो यस पृथ्वीका निवासी थिए

तिनीहरूको कर्महरू जुन तिनीहरूले गर्थे ती कारणले बर्बाद भएको थियो।

14 यसकारण आफ्नो राजदण्डले तिमी शासन गर।

तिमी ती वथानहरूलाई शासन गर

जुन तिमी आफ्नो हो।

मानिसको बथान कर्मलको पहाडमा एकलै बस्थे।

यो बथान बाशानमा छ अनि गिलादमा छ

जसरि त्यो पहिला बसेको थियो।

इम्राएलले आफ्नो शत्रुलाई हराउने छ

15 जब मैले तिमीलाई मिश्रबाट निकालेर ल्याएको थिएँ, मैले धेरै अचम्मको कामहरू गरेको थिएँ।

त्यस्तै अचम्मका कामहरू म तिमीलाई देखाउनेछु।

16 ती अचम्मका कामहरू अन्य जातिहरूले देखे छन्,

अनि लज्जित हुनेछन्।

ती जातिहरूले देखेछन्,

तिनीहरूको शक्ति मेरो छेउमा केहि पनि होइन।

उनीहरू छक्क पर्नेछन्

अनि आफ्नो मुख हातले छोप्नेछन्

अनि कान बन्द गर्नेछन्

र केही पनि सुन्ने छैनन्।

17 तिनीहरूले जमीनमा घसने साँपले झैं

धूलो चाट्नेछन्, र तिनीहरू डारले कान्नेछन्।

तनीहरू परमप्रभु हाम्रा परमेश्वर कहाँ

घसने किरा झैं

तिनीहरूका किल्लाहरूबाट आउनेछन्।

तिनीहरू तिमीहरूसित डराउनेछन्।

परमप्रभुको निम्ति स्तुति

18 तपाईं जस्तो परमेश्वर अरु छैनन्।

तपाईंले पापीहरूलाई क्षमा गरिदिनुहुन्छ।

तपाईंले आफ्नो बाँचेका मानिसहरूका पाप क्षमा गरिदिनुहुन्छ।

तपाईंले आफ्नो रिसलाई राखिराख्नु हुन्न

किनकि तपाईं सधैं दया गर्न रुचाउनु हुन्छ।

19 हे परमप्रभु! हाम्रा पापहरू टाढा फर्काइ दिनुहोस्, फेरि हामीलाई सुख चैन दिनुहोस्,

हाम्रा पापहरू तपाईंले टाढा गहीरो समुद्रमा फर्काइ दिनुहुनेछ।

20 तपाईं याकबप्रति साँचो हुनुहुन्छ, अब्राहम प्रति दयालु हुनुहुन्छ।

तपाईंले यस्तो शपथ धेरै अगाडी हाम्रो पिता-पुर्खाहरूसँग गर्नुभएको थियो।

नहमको पुस्तक

- 1 निनवे शहरको बिषयमा यो दुःखको वचन हो। यो पुस्तक नहमको दर्शनको पुस्तक हो। नहम एल्कीशीका छोरा थिए।
परमप्रभु निनवे प्रति क्रोधित हुनुहुन्छ
- 2 परमप्रभु ईर्ष्यु र बदला लिने परमेश्वर हुनुहुन्छ।
परमप्रभुले दोषीहरूलाई दण्ड दिनुहुन्छ।
परमप्रभु एकदमै क्रोधित हुनुहुन्छ।
परमप्रभुले उहाँका शत्रुहरूलाई दण्ड दिनुहुन्छ
र उनीहरूसँग एकदमै क्रोधित हुनुहुन्छ।
- 3 परमप्रभु धैर्यशील हुनुहुन्छ,
तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ
अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ।
उहाँले तिनीहरूलाई भग्न दिनुहुन्दैन।
उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी र आँधिहरू ल्याउनु हुँनेछ।
मानिसहरू यो पृथ्वीमा माटोमाथि हिंडुछन्
तर परमप्रभु बादलमाथि हिंडुनुहुन्छ।
- 4 परमप्रभु समुद्रहरूसित कर्कश शब्दमा बोल्नु हुन्छ
अनि त्यो समुद्र सुकन्छ।
सबै नदीहरू सुकनेछन्।
बाशनर कर्मलको हरियाली सुखखाले मार्नेछ।
लवानेनको फूलहरू ओइल्लिनेछन्।
- 5 परमप्रभुको आगमन हुनेछ
अनि पहाडहरू डरले काम्नेछन्,
अनि पहाडहरू पग्लेर बग्नेछन्।
परमप्रभुको आगमन हुनेछ
र पृथ्वी डरले काम्नेछ।
यो संसार अनि यसमा रहने सबै
डरले काम्नेछन्।
- 6 परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन।
कसैले पनि परमप्रभुको भयानक रिस सहन सक्तैन।
उहाँको क्रोध आगो झै हुन्छ।
जब उहाँ आउनुहुन्छ तब चटानहरू पनि टुक्रा-टुक्रा हुन्छन्।
- 7 परमप्रभु असल हुनुहुन्छ!
उहाँ कष्टको समयमा सुरक्षित स्थान हुनुहुन्छ।
उहाँमाथि भरोसा गर्नेहरूको उहाँले हेरचाह गर्नु हुन्छ।
- 8 तर उहाँले आफ्नो शत्रुहरूलाई पुरै ध्वंस पार्नु हुन्छ।
उहाँले शत्रुहरूलाई बाढीको पानीले बगाए जस्तै बगाउनु हुन्छ।
अँध्यारोको बिचमा पनि उहाँले आफ्नो शत्रुहरूलाई लखेट्नु हुन्छ।
- 9 के तिमीले परमप्रभुको बिस्दुमा षडान्न रच्यौछौ?
परमप्रभुले तिमीलाई समाप्त पारिदिनु हुनेछ
अनि अरु धेरै कष्ट पैदा गर्न सक्षम हुने छैनौ।
- 10 भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरू जस्तै
तिमीहरू ध्वंस हुनेछौ।
सुकैको बल्ने घाँसहरू जस्तै
तिमी झट्टै ध्वंस हुनेछौ।
- 11 हे अश्रु! एउटा मानिस तिमीहरूबाट आएकोछ।
त्यले परमप्रभुको बिस्दुमा षडान्न रचेकोछ अनि खराब सल्लाह दिएकोछ।
- 12 परमप्रभुले यहदासंग भन्नु हुन्छ,
“अश्रुका मानिसहरू अत्यन्तै शक्तिशाली छन्।
तिनीहरूका सैनिकहरू अनगन्ती छन्,
तर तिनीहरू काटिनेछन् अनि पचौंकिने छन्।
प्रतेकलाई शेष गरिनेछ।
हे मेरा मानिसहरू! मैले तिमीहरूलाई धेरै कष्टहरू दिए,
तर अब म तिमीहरूलाई अरु बेसी कष्ट पैदा गर्नेछैन।
- 13 म अब तिमीहरूलाई अश्रुको शक्तिबाट मुक्त गर्नेछु।
म अब तिमीहरूको गर्दनबाट त्यो जुवा फुकालि दिनेछु। त्यसलाई म चकनाचुर पार्नेछु।

जुन साङ्गालाले तिमीहरू बाँधिएका छौ त्यसलाई टुक्रायौंनेछु।”

14 हे अश्रुको राजा! तिमी सम्बन्धमा परमप्रभुले यो आज्ञा दिनुभएकोछ,
तिमी नाउं राख्लाई तिमी कुनै सन्तान रहनेछैन।
तिमी खोपेको अनि धातुले बनाएको मुति जुन तिमी देवताको मन्दिरमा राखिएको छन,
म ती सबै ध्वंश पार्नेछु।
म तिमी निम्ति चिहान बनाउँदछु
किनकि तिमी अन्तिम क्षण आउँदछे।

15 हेर यहदा!
पहाडमाथिबाट त्यहाँ कोही आउँदछे। हेर, कसैले सुसमचार लिएर आउँदछे।
हेर, त्यले भन्दैछ, “त्यहाँ शान्ति छ।”
यहदा तिमी आफ्नो विशेष भोज मनाऊ।
यहदा तिमी आफ्नो भाकल पुरा गर।
फेरि दुष्टले तिमीमाथि आक्रमण गर्नेछैनन।
ती सबै दुष्टहरू ध्वंश पारिनेछन।

2

निनवे नष्ट हुनेछ

- 1 हे निनवे, तिमी बिस्दुमा युद्ध गर्ने शत्रुहरू आउँदछैन।
यसकारण तिमीले आफ्नो शहर शक्तिशाली भूमिहरू सुरक्षित राख।
बाटोमा रक्षागर
र युद्धका निम्ति तयार होऊ।
लडाईका निम्ति तत्पर होऊ।
- 2 किभने परमप्रभुले इम्राएलको महिमा जस्तै
याकुबको महिमा फकीएर त्याउँदै हुनुहुन्छ।
शत्रुले तिनीहरूलाई ध्वंश पारेकोछ
अनि तिनीहरूको दाखबारि नष्ट पारेकोछ।
- 3 ती सैनिकहरूको ढालहरू राताछन।
तिनीहरूको पोशाक रातो चम्किलो छ।
उनीहरूको रथहरू लडाईको पंक्तिमा राखिएकाछन
अनि आगोको ज्वाला झैं चम्किरहेकाछन।
तिनीहरूका भालाहरू ठाडो राखिएकाछन।
- 4 तिनीहरूका रथहरू बाटोमा अत्यन्तै बेगसित दौडन्छन।
तिनीहरू खुल्ला मैदानमा यताउता गरिरहन्छन।
तिनीहरू बलिरहेको रौंको जस्तै,
ठाउं-ठाउंबाट बिजुली चम्किरहे जस्तै देखिन्छन।
- 5 शत्रुले आफ्नो सर्वोत्तम सेनाहरूलाई बोलाइरहेका छन।
तर जब तिनीहरू बाटोमा कदम मिलाएर अघि बढ्छन तब तिनीहरू धर्मराउँछन।
तिनीहरू भित्तातिर आतुरिदै अघि बढ्छन
अनि तिनीहरूको रक्षा ढाल भित्ता भत्काउने यन्त्रमाथि राख्छन।
- 6 तर बाढीका फाटकहरू खुल्लाछन।
शत्रुहरू बाढी झैं भिन्न पसिरहेकाछन अनि राजाको महल ध्वंश पारिदछे।
- 7 हेर, शत्रुहरूले रानीलाई लौंदिछन
अनि तिनका नोकनींहरू छाती पिट्टै
ढुकुर झैं विलाप गर्दछन।
- 8 निनवे पानीको तलाऊ जस्तैछ
जसको पानी बगेर गइरहेकोछ।
मानिसहरू चिच्याउँदै भन्दैछन, “पर्खी! पर्खी! भागेर नजाऊ।”
तर न त कोही रोकिए न त कसैले त्यसको वास्ता नै गरे।
- 9 हे, सैनिकहरू ज-जसले निनवेको नष्ट गरिरहेका छौ तिमीहरूले चाँदी लेजाऊ।
तिमीहरूले सुन लैजाऊ।
यहाँ सुन र चाँदीका धेरै वस्तुहरू छन।
यहाँ धेरै बहुमूल्य वस्तुहरूछन।
- 10 अब निनवे रितियो।

प्रत्येक चिज चोरियो।
शहरको बिनाशभयो।
मानिसहस्को साहस हरायो
तिनीहस्को हृदय डरले गलेकोछ।
तिनीहस्को घुँडाहरू काम्दैछन्,
तिनीहस्को शरीर काम्छ,
तिनीहस्को अनुहार डरले पहुँलो भएकाछन्।

- 11 सिंहहस्को गुफा अब खोई?
जहाँ सिंह अनि सिहिनी बस्दथिए।
उनीहस्को डम्मरुहरू
निर्भय साथ रहन्थे।
- 12 जून सिंहहस्ले आफ्ना डम्मरुहरू र सिहिनीहस्को निम्ति कति शिकार मारेको थियो,
अनि आफ्नो गुफा भरेको थियो।
त्यसले आफ्नो ओढारमा शिकार गरेर ल्याएका पशुहस्ले
र चिथोरेका मासुहस्ले भरपुर पाथ्यो।
- 13 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“निनवे म तिप्रो बिस्दुमा छु।
म तिप्रो रथहरू जलाई दिनेछु।
म तिप्रो जवान सिंहहस्लाई तरवारले मारिदिनेछु।
तिमाले कसैलाई पनि पृथ्वीमा शिकार गर्नेछैनौ।
मानिसहस्ले कहिल्यै पनि तिप्रो बारेमा नराप्रो समचारहरू सुन्ने छैनन्।”

3

- निनवेको निम्ति नराप्रो समचार
1 यो हत्याराहस्को शहरलाई
एकदमै नराप्रो हुनेछ।
निनवे शहर एकदमै झटले भरिएको छ।
यो अन्य देशहस्बाट ल्याएको
सामानहस्ले भरिएकोछ।
- 2 तमीहस्ले कोराको आवाज,
पाडुग्राहस्को आवाज,
घोडाहस्का दौड
अनि रथहरू दगुदै गरेको आवाजहरू सुन्दैछौ।
- 3 घोड-सवारले आक्रमण गरिरहेकाछन्
र तिनीहस्का तरवारहरू चम्किरहेकाछन्,
तिनीहस्को भालाहरू चम्किरहेकोछन्।
त्यहाँ लाशको थुप्रो छ,
अनगन्ती लाशहरू छरिएका छन्,
मानिसहरू ती लाशहस्मा ठेस लागेर लरबराएकाछन्।
- 4 यी सबै निनवेको कारणले भएको हो।
निनवे वेश्या जस्तै छे जो कहिल्यै पनि तृप्तिहुँदैन।
त्यसलाई अझै धेरै-धेरै चाहिन्छ।
उसले अझै धेरै देशमा आफुलाई बेच्यो
अनि त्यसले उसलाई आफ्नो दास बनाउँन टुना-मुना गर्यो।
- 5 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“हे निनवे म तिप्रो बिस्दुमा छु।
म तिप्रो पोषाक तिप्रो अनुहारमाथि उठाउँनेछु।
सबै राष्ट्रहस्लाई म तिप्रो नग्नता देखाईदिनेछु।
ती राष्ट्रहस्ले तिप्रो लाज हेर्नेछन्।
- 6 म तिमीमाथि घृणा लाग्दा चिजहरू फर्काईदिनेछु।
म तिमीलाई घृणित ब्यवहार गर्नेछु।
मानिसले तिमीलाई देखेर हँसे छन।
- 7 प्रत्येक जसले तिमीलाई देखेछन् ती छक्क पर्नेछन्।
तिनीहस्ले भन्नेछन्, ‘निनवे ध्वंस भयो!
उसका निम्ति को र्स्न्छ?’
म जान्दछु कि निनवेलाई शान्तवना दिने

म कोही पनि भेट्नेछैन।”

8 निनवे, के तिमी निल नदीको किनारमा अवस्थित अमोन शहर भन्दा अझ असल छौ? होइन, अमोनको चौँतिर पानीथियो अनि अमोनले यो पानी स्वयंमलाई उनका शत्रुहरूबाट बचाउनको निम्ति प्रयोग गर्दथ्यो। उसले यो पनि सुरक्षित पर्खालको रूपमा प्रयोग गर्‍यो।

9 कृश र मिश्रले अमोनलाई धेरै शक्ति दिए। त्यसलाई पूत अनि लिबियाको पनि समर्थन प्राप्त थियो।

10 तर अमोन पराजि भयो। तिनका मानिसहरू कैदीबनाएर अर्को देशमा लगियो। गल्लीहरूको कुनामा शत्रुका सैनिकहरूले उसका साना-साना नानीहरूलाई पछोर टुक्रा-टुक्रा पार्‍यो। कुन मानिसले उसका कुन महत्वपूर्ण मानिसलाई कमारो बनाउन सक्छ, त्यो हर्ने चिड्छा हाले। अमोनका सबै महत्वपूर्ण मानिसहरूलाई उनीहरूले साङ्गलाले बाँधे।

11 यसकारण निनवे, एउटा मातेको मानिस जस्तै लड्ने छौ। तिमी लक्ने चेष्टा गर्नेछौ। शत्रुबाट टाढा सुरक्षित स्थान खोज्दै हिँड्ने छौ।

12 तर निनवे, तिमी सबै बलियो ठाउँहरू नेभाराको स्रखहरू जस्तै हुनेछ। नयाँ नेभाराको फल पाकनेछ, कुनै एउटा मानिस आएर बोट हल्लाई दिन्छ र सबै नेभारा त्यो मानिसको मुखमा खस्छ। त्यसले सबै खान्छ र सबै सकिन्छ।

13 निनवे तिमी सबै मानिसहरू, स्त्रीहरू जस्तै छन् अनि तिनीहरूलाई लान शत्रुका सैनिकहरू तयार छन्। तिमी भूमिका फाटकहरू तिमी शत्रुहरूका निम्ति खुल्लाछन् अनि तिनीहरू भित्र पस्दैछन्। तिमी फाटकका काठका बारहरू जलाएर ध्वंश पारेकाछन्।

14 तिमी पानी जम्मागर, आफ्नो शहरभित्र जम्मा राख। किनकि शत्रुका सेनाले तिमीहरूका शहरहरू धेरैछन्। तिनीहरूले शहर भित्र कसैलाई पनि खाना अथवा पानी ल्याउन दिनेछैनन्। आफ्नो सुरक्षा बलियो बनाऊ। अनि धेरै ईटा बनाउनको निम्ति माटो जम्मा गर। ईटा बनाउनको लागि मसला मिसाऊ अनि साँचो ठिक पार।

15 तिमी यी सबै कामहरू गर्न सक्छौ तर फेरि आगोले तिमीलाई पूर्ण रूपले ध्वंश पार्नेछ। अनि तरवारले तिमीलाई मार्नेछ। तिमी केही भूमि यस्तो देखा पर्नेछ मानौं केही सलहरू आएकाछन् र यसको हर चिज खाईदिएका छन्।

निनवे तिमी लगातार बढ्दै गयो तिमी फट्याङ्गाको हल झैं भयो। तिमी सलहरूको हल झैं थियो।

16 तिमी व्यापारिको (जे बिभिन्न ठाउँमा गएर सामानहरू किन्छन् तिनीहरूको) संख्या बढेकोछ। तिनीहरू आकाशका ताराहरू जस्तै धेरै भएकाछन्। तिनीहरू सलहरूको हल जस्तै भएकाछन् जसले प्रत्येक वस्तु समाप्त नहुन्जेल सम्म खान्छन् अनि त्यस पछि जान्छन्।

17 अनि तिमी राज्यका अधिकारीहरू, सलहरू जस्तैछन्। यी ती सलहरू जस्तैछन् जो जाडो दिनमा चट्टानमाथि बस्छन् तर सूर्य उदाएपछि चट्टानमा गमी हुन थाल्छ अनि ती उडेर कता जान्छ कसैलाई पनि थाह हुँदैन। तिमी अधिकारीहरू पनि यस्तै छन्।

18 हे अशरूका राजा, तिमी गोठालाहरू निदाइहेका छन्। ती शक्तिशाली मानिसहरू आराम गरिरहेकाछन् अनि तिमी मानिसहरू पर्वतमा घुमिरहेकाछन्। तिनीहरूलाई फर्काएर ल्याउने कोही छैन।

19 निनवे, तिमी नराग्री प्रकारले घायल भएका छौ, अनि त्यस्तो कुनै चीज छैन जसले तिमी घाउहरू निको पार्छ। ज-जसले तिमी बिनाशको समचार सुन्छन् तिनीहरू सबैले ताली बजाउँछन्। उनीहरू सबै प्रसन्न हुन्छन्। किन? किनभने उनीहरू सबैले यो पिडा अनुभव गरेकाछन् जुन तिनीहरूले उनीहरूलाई सधैं दुःख दिने गर्थ्यो।

हबकूकको पुस्तक

हबकूकद्वारा परमेश्वरलाई उज्जरी
1 यो यही वचन हो जुन हबकूक अगमवक्तृगलाई दिईएको थियो।
2 हे परमप्रभु, म निरन्तर तपाईंसँग सहायता माग्गी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसँग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन?
3 मानिसहरूले सामानहरू लुट्छन् अनि अरु मानिसहरूलाई चोट पुर्याउँछन्। मानिसहरू लडाईं अनि झगडा गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरू देखाउनु हुँदछ।
4 व्यावस्थाका कानूनहरू व्यर्थ भईसकेकोछ अनि मानिसहरूले न्याय गर्दैनन्। दृष्टहरूले धर्मीहरूलाई लडाईंमा जितिरहेछन्। यसकारण, न्याय निष्पक्ष छैन। न्यायले जित्दैन।

हबकूकलाई परमेश्वरको उत्तर
5 परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरूलाई हेर, तिनीहरूलाई देखेर छक्कपर्नेछौ! म तिमीो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि बिस्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले बिस्वास गर्ने छैनौ।
6 म बाबेलका मानिसहरूलाई शक्तिशाली बनाउनेछु। तिनीहरू नीच अनि एकदमै शक्तिशाली लडाकुहरू छन्। तिनीहरू पृथ्वीका सबै ठाउँहरूमा छरिनेछन्। अनि अधि बढिरहेछन्। तिनीहरूले त्यो धरहरू अनि शहरहरूमा देख्न गर्नेछन् जुन तिनीहरूका होइनन्।
7 कल्दी मानिसहरूले अन्य जातिहरूलाई भयाभित पार्नेछन्। कल्दी मानिसहरू आफू जो सोचदछन् त्यही गर्नेछन्, अनि जहाँ जान ईच्छा लाग्छ त्यही जानेछन्।
8 तिनीहरूका घोडाहरू चितुवाहरू भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरू भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरूका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरूले तिनीहरूको शत्रुहरूमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हामिन्छ।
9 तिनीहरू सबै लडाईं गर्न उत्सुक छन्। तिनीहरूका सैन्य मस्मूमिको हुरी जस्तै छिटो अधि बढ्छन्। बाबेलका सेनाहरूले धेरै कैदीहरूलाई, जो बालुवाको कण जस्तै गनी नसकने संख्यामा टाढा लैजाने छन्।
10 “तिनीहरूका सैनिकहरूले अन्य देशका राजाहरूको हाँसो उडाउनेछन्। अन्य देशका राजाहरू उनीहरूका निम्ति तमाशा बनेछन्। तिनीहरूको सैनिकहरू अग्लो किल्ला भएको शहरमा गए हाँसेछन् किनकि ती सैनिकहरूले माटोको दल-दल परेको बाटो बनाएर तिनीहरूलाई सजिलै हराउनेछन्।
11 फेरि उनिहरू अर्को स्थानमा युद्धका निम्ति पहिलो स्थान छोडेर आउनेछन् जसरी आँधी आउँछ अनि अघाडी बढेर जान्छ, कल्दी मानिसहरू आफ्नो शक्तिको पूजा गर्छन्।”

परमेश्वरलाई हबकूकको दोस्रो उज्जरी
12 हबकूकले फेरि भने, “हे परमप्रभु, तपाईं अमृत हुनुहुन्छ, परमप्रभु तपाईं मेरो परम-पवित्र परमेश्वर हुनुहुन्छ जो कहिल्यै मर्नु हुँदैन। हे परमप्रभु! तपाईंले बाबेलका मानिसहरूलाई न्याय गराउन सृष्टी गर्नुभयो। हे हाप्रो चट्टान! तपाईंले अरु राष्ट्रहरूलाई सजाय दिन तिनीहरूलाई नियुक्त गर्नुभयो।
13 तपाईंका आँखाले दृष्ट कुरा हेर्न सक्तैनन्। तपाईंले ती मानिसहरूले पाप गरिरहेको हेर्न सक्नु हुन्न। यसकारण तपाईंले ती पापीहरूको बिजय कसरी हेर्नु हुन्छ? दृष्ट मानिसहरूले धर्मी मानिसलाई जितेको देख्दा तपाईंले प्रतिक्रिया किन गर्नु हुन्छ?”

14 “तपाईंले मानिसहरूलाई यस्तो बनाउनु भयो जस्तो समुद्रमा अनगन्ती माछाहरू छन्, तिनीहरू समुद्रको जीव-जन्तु जस्तै छन् जसको कुनै शासक छैन।
15 शत्रुहरूले तिनीहरूलाई बल्ल्छी अनि जाल लगाएर पक्रिन्छन्। तिनीहरूले तिनीहरूलाई जालमा पक्रिन्छन् अनि शत्रु त्यसरी पक्रिएकोमा एकदमै खुशी हुन्छन्।
16 बल्ल्छी अनि जालले माछा माछा त्यसको कमाईले उसलाई मिठो खान र धनी हुन सहायता गर्छ। यसकारण ती शत्रुहरूले जालको पूजा गर्छन्। तिनीहरूले जालका निम्ति बलिदान चढाउँछन् अनि ती चिजहरूको सम्मानमा धूप जलाउँछन्।
17 के यसरी तिनीहरू आफ्ना जालहरूले धन कमाई रहेछन्? के तिनीहरू लगातार कुनै दया नदेखाई मानिसहरूलाई ध्वंस पारिरहने छन्?”

2

1 “म एउटा प्रहरी झै उभिन्छु र हेर्छु। परमप्रभुले मलाई के भन्नु हुन्छ म पर्खेर सुन्नेछु। म प्रतिक्षा गर्नेछु अनि म जानेछु कि उहाँले मेरो प्रश्नको के जवाफ दिनुहुन्छ।”

हबकूकलाई परमेश्वरको जवाफ
2 परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई चुनकुरा दशाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रशंसक लेख कारण अरु मानिसहरूले पनि हेरै पढ्न सक्नुन।

3 यो समचार त्यो एउटा बिशेष भबिष्यको बिषयमा छ। यो समचार अन्तको समयको बिषयमा हो अनि यो सत्य हुन आउनेछ। यस्तो लाग्नेछ त्यस्तो समय कहिल्यै आउनेछैन। तर धीरजसंग त्यसको समय प्रतिक्षा गर। त्यो समय आउनेछ त्यो आउन ढिलो लाग्ने छैन।

4 यो समचारले ती मानिसहरूलाई सहाएता गर्ने छैन जसले यसमाथि कान थापन अस्वीकार गर्नेछन्। तर धर्मी मानिसहरूले यो समचारमाथि बिश्वास गर्नेछन् अनि तिनीहरूलाई आफ्नो बिश्वासको कारणले बाँचन दिनेछन्।”

5 परमेश्वर भन्नुहुन्छ, “दाखरसले मानिसलाई धोखा दिन सक्छ त्यस्तै प्रकारले एउटा शक्तिशाली मानिसको घमण्डले उसलाई मुर्ख बनाउँछ। त्यो मानिसले शान्ति पाउनेछैन। ऊ एउटा मृत्यु जस्तै हो, उसमे सधैं धेरै-धेरै इच्छा गर्छ। मृत्यु झै ऊ कहिल्यै पनि तृप्त हुँदैन। उसले अर्को देशलाई सधैं हराई रहनेछ। उसले अन्य सबै राष्ट्रहरूलाई कैदी जस्तै लगीरहनेछ।

6 निम्न्य नै यी मानिसहरूले उसको हाँसो उडाउनेछन् अनि भन्छन्, ‘अर्काको धन खोसेर धनी हुनेलाई धिक्कार होस, त्यसले कहिले सम्म त्यसो गर्छ? त्यसलाई धिक्कार होस् जो अर्काको धन खोसेर धनी हुन्छ।’

7 “हे, मानिस, तिमीले मानिसहरूको धेरै धन खोसेका छौ। जे जति भद्रहेछ त्यसको विरोधमा एक दिन ती मानिसहरू उठ्नेछन्। उनीहरूले चाल पाउने छन् अनि तिम्रो विरोधमा खडा हुनेछन्। त्यस समय तिनीहरूले ती सबै कुराहरू तिमीबाट लिनेछन्। अनि तिमी भयभित हुनेछौ।

8 तिमीले धेरै देशहरू लुट्यौ। तर बाँकी रहेका जातिहरूले तिमीलाई लुट्नेछन्। तिमीले धेरै मानिसहरूको हत्या गर्यौ तिमीले खेतहरू र शहरहरू नष्ट पार्यौ र बासिन्दाहरूलाई मार्यौ।

9 “हो, जो मानिसले नराम्रो कर्मद्वारा धन कमाउँछ, उमाथि नराम्रो कुराहरू हुनेछ। सुरक्षासित बाँचनको लागि उसले त्यसो गर्छ। उसले सोचछ कि अरु मानिसले उसको धन लुट्न सक्दैन, तर नराम्रो कुरा उसमाथि घट्नेछ।

10 तिमीले धेरै मानिसहरूको सर्वनासको योजना बनाएर राखेका छौ। तर ती योजनाहरूले तिम्रो घरमा लाज ल्याउनेछन्। तिमीले दुष्ट्याई गर्थौ यसकारण तिमाले तिम्रो जीवन गुमाउने छौ।

11 तिम्रो घरको पर्खालहरू तिम्रो बिस्वमा चिच्याई-चिच्याई बोल्नेछन्। तिम्रो घरका काठका खामाहरूले पनि तिम्रो दुष्ट्याईको गवाही गिनेछन् कि तिमीले दुष्ट कार्य गर्यौ।

12 “ती गृष्ट शासकहरूलाई नराम्रो हुनेछ जसले निर्दोष मानिसहरूलाई मारेर शहरको निर्माण गर्छन् अनि दुष्ट्याईद्वारा शहरहरू स्थापित गर्छन् तिनीहरूलाई नराम्रो हुनेछ।

13 सर्वशक्तिमान परमप्रभुले निर्णय लिनुभएको छ कि ती मानिसहरूले निर्माण गरेको शहरहरू सबै आगोले जलाएर खरानीमा परिणत गर्ने। तिनीहरूको सबै मेहनत बेकामको भएर जानेछ।

14 तब सबै तिर मानिसहरूले परमप्रभुको महिमा जान्नेछन् अनि यो खबर समुद्रमा पानी जसरी फिजिन्छ त्यसरी नै फिजिनेछ।

15 हाय! तिमीलाई हेर! जसले आफ्ना साथीहरूलाई तिनीहरूलाई धर्खराउन्जेल र चूर भई मातेर लडे झै नहुन्जेल सम्म कुछौ र जब तिनीहरू नाङ्गो लड्छन् तब हेछौ!*

16 “तर त्यलाई परमप्रभुको क्रोधको बिषयमा ज्ञान हुन्छ। त्यो क्रोध विषको एउटा बोटुको समान हुन्छ जुन परमप्रभुले आफ्नो दाहिने हातमा लिनुभएको छ। त्यस मानिसले त्यो क्रोधको विष चाख्नु पर्छ। तब त्यो कुनै मातेको मानिस झै मैदानमा लड्नेछ।

“हे दुष्ट शासक तिमीले विषको त्यो बोटुको पिउनेछौ। तिमीले इज्जत हैन लाज पाउनेछौ।

17 लवानोनामा तिमीले धेरै मानिसको हत्या गरेका छौ। तिमीले त्यहाँ धेरै पशुहरू लुटेका छौ। तिमीले लवानोनामा गरेको हिसाले तिमीलाई अत्याउनेछ। तिम्रो पशुहरू अनि मानिसको वृहत हत्याले तिमी भयले आघातित हुनेछौ। ती शहरहरू अनि त्यहाँका मानिसहरूलाई नराम्रो काम गरेकोले तिमी डराउने छौ।”

मूर्तिहरूको बिषयमा समाचार

18 उसका झटो देवताले उसलाई बचाउन सक्दैन। किनकि त्यो त एउटा मानव निर्मित मूर्ति मात्र हो, जो धातुले मोहेर बनाइएकोछ। यसकारण मूर्ति निर्माण-कर्ताले यसबाट सहाएता पाउने अपेक्षा गर्न सक्दैन। त्यो मूर्ति बोल्न सक्दैन।

19 जसले एउटा काठको मूर्तिलाई भन्छ, “हे देवता जाग उठ!” उसलाई अत्यन्तै नराम्रो हुनेछ। त्यो मानिसलाई धिक्कार जसले एउटा ढुङ्गाको मूर्ति जो बोल्न सक्दैन त्यसलाई भन्छ, “हे परमेश्वर! उठ, जाग।” त्यो मूर्तिले सहाएता गर्न सक्दैन अथवा मार्ग दर्शन दिन सक्दैन। मूर्ति सून अथवा चाँदीद्वारा मोहेरिएको छ, तर त्यसभित्र जीवन छैन।

20 तर परमप्रभु, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नु हुन्छ। यसकारण परमप्रभुको सामुन्ने सम्पूर्ण पृथ्वी चुप बसेर उहाँ प्रति सम्मान प्रकट गर्नु पर्छ।

3

हबकूकको प्रार्थना

1 शिगिओनोथ* रागमा हबकूक अगमवक्ताले प्रार्थना गर्छन्।

2 हे परमप्रभु, मैले तपाईंको बिषयमा सुनें अनि आश्चर्यले पूर्ण भएँ।

हे परमप्रभु! बिगतमा जुन महानकार्यहरू गर्नु भयो म त्यसमा छक्कपरेँ।

अब म तपाईंलाई हाम्रो समयमा पनि यस्तो महान कार्य गर्नुहोस् भनि प्रार्थना गर्छु।

म तपाईंसँग बिनित्त गर्छु कि यो हाम्रो दिनहरूमा ती कुराहरू हुन दिनुहोस्

तर जब तपाईं क्रोधित हुनुहुन्छ तब हामीमाथि पनि दया देखाउन याद राख्नु होस्।

3 परमेश्वर तेमानवाट आउँनु हुँदैन।

पारान पर्वतबाट एक पवित्र आउनु हुँदैन,

* 2:15: हाय ... हेछौं जुन व्यक्तिले आफ्नो साथीहरूलाई दाखरसमा विष थपेर मताउँछ अनि तिमीहरूको नाङ्गो अवस्था हेर्छ त्यो अत्यन्तै नराम्रो हुनेछ। यसको खास अर्थ बुझ्न गाह्रोछ यो हिब्रू शब्द हो। 3:1: “शिगिओनोथ” एक किसिमको भजन हो। यसको खास अर्थ थाहा छैन यो हिब्रू शब्द हो।

आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो,
अनि पृथ्वी उहाँको प्रशंसाले भरियो।

4 उहाँको गौरम चम्कन्छ, उहाँको हातबाट ज्योतिको किरणहरू निस्कियो
अनि ती हातहरूमा उहाँको शक्ति लुकेकोछ।

5 उहाँको अधि रूढी फैलिदै गयो
अनि विनाशक उहाँको पछि-पछि गयो।

6 परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो।
उहाँले सबै जातिका मानिसहरूलाई
तीब्र दृष्टिले हेर्नु भयो

र तिनीहरू डरले काम्न थाले
अनि प्राचीन पहाडहरू ढलेर टुक्रा-टुक्रा भएर फुटे
अनि प्राचीन पहाडहरू ढले
परमेश्वर सदा यस्तै हुनुहुन्छ।

7 मैले कुशनका शहरहरूलाई संकटमा परेको देखें।
मैले मिथानका घरहरू डरले कामिरहेको देखें।

8 हे परमप्रभु के तपाईं नदीहरूको बिरुद्धमा क्रोधित हुनुभयो?
के समुद्र तपाईंको क्रोधको पात्र बन्यो?

के खोलाहरू प्रति तपाईं क्रोधित हुनुभयो
जब तपाईंको बिजयमा घोडाहरू अनि रथहरूमा सवार हुनुभयो, के तपाईं क्रोधित हुनुहुन्थ्यो?

9 तैपनि तपाईंले तपाईंको इन्द्रधनुष देखाउँनु भयो।
यो तपाईंको पृथ्वीको परिवारको निम्ति प्रमाण थियो।

तपाईंले पृथ्वीलाई नदीहरूले छुट्याउँनु भयो।
10 तपाईंलाई देखेर पहाडहरू काम्न थाले,

पानी पृथ्वीमा बनन शुरू गर्‍यो।
जब गहिरो समुद्र भूमिबाट झर्‍यो
यसले ठुलो हल्ला गर्‍यो।

11 सूर्य अनि चन्द्रमाले आफ्नो प्रकाश दिन छाड्यो। जब तिनीहरूले तपाईंको उज्वल प्रकाश देखे,
तिनीहरूले तिनीहरूको प्रकाश दिन बन्द गरे।
त्यो बिजुली चम्किएको हावामा हिकोएको भालाहरू अथवा काँडहरू जस्तै थियो।

12 क्रोधमा तपाईं पृथ्वीमाथि हिंड्नुभयो,
अनि देशहरूलाई दण्ड दिनु भयो।

13 तपाईं आफैले आफ्ना मानिसहरूलाई बचाउन आउनुभयो।
जसलाई तपाईंले विजय बनाउन रोज्नु भएको थियो
त्यो राजालाई अगुवाई गर्नु आफै आउनु भयो।
पृथ्वीको महत्व पूर्ण परिवारदेखि लिएर
परिवारका प्रत्येक दृष्ट अगुवाहरूलाई तपाईंले मार्नुभयो।

14 शत्रुका सेनाहरू जसले हामीलाई
शक्तिशाली आँधीले झै पछ्याए।
हामीलाई मार्ने चेष्टा गरे तिनीहरूलाई रोकन तपाईंले
मोशको लौरो प्रयोग गर्नु भयो।
गुमरूपले गरीबलाई लुटे झै
तिनीहरूले सोचे कि हमालाई सजिलै जित्र सक्नेछौं।

15 तर तपाईं गहिरो समुद्रमा तपाईंको
आफ्नै घोडाबाट माटोलाई घोल्टै गर्नुभयो।
16 मैले यी कुराहरू सुने, अनि मेरो शरीर काम्न थाल्यो।
मैले जोडसंग सुस्केरा हालें।

मैले मेरो हड्डीहरू एकदमै कमजोरी भएको अनुभव गरे।
म त्यहाँ थर-थर काम्दै उभिरहें।

यसकारण जब शत्रुहरू मानिसहरूलाई आउंछन् म विनाशको दिन धैर्यताका साथ पर्खिरहेछु।

परमप्रभुमा सधैं आनन्दित बस
17 चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्,
दाखको बोटमा फल लागोस् अथवा नलागोस्,
भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्,
अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्,
खोरमा केही भेडाहरू होस् अथवा नहोस्, गोठहरूमा केही गाईहरू होस् अथवा नहोस्।

18 तर म अडै परमप्रभुमा आनन्दित रहने छु।
म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु।

19 परमप्रभु जो मेरा मालिकले मलाई बल दिनुहुन्छ,
उहाँले मलाई हरिण जस्तै दगुर्नमा मलाई सहायता गर्नु हुन्छ।
उहाँले मलाई सुरक्षासंग पहाडमा चढाउनु हुन्छ।

सङ्गीत- निर्देशकको निम्ति तार- वाद्यहरूमा बजाइने राग।

सपन्याहको पुस्तक

1 यो वचन परमप्रभुद्वारा सपन्याहलाई प्राप्त भयो। सपन्याहले यो वचन जून बेला प्राप्त गरे त्यस बेला अमोनको छोरा योशियाह यहूदाका राजा थिए। सपन्याह कृशीका छोरा थिए। कृशी गदल्याहका छोरा थिए। गदल्याह अमर्याहका छोरा थिए। अमर्याह हिजकियाहका छोरा थिए।

मानिसहरूलाई न्याय गर्नका निम्ति परमप्रभुको दिन

2 परमप्रभु भन्नुहुन्छ, “म पृथ्वीका प्रत्येक चीज नष्ट गरिदिन्छु।

3 म सबै मानिसहरू अनि सबै पशुहरूलाई नष्ट पार्नेछु। म आकाशमा उडने चराहरू अनि समुद्रका सबै माछालाई नष्ट गरिदिन्छु। दुष्ट मानिसहरू र सबै क्रुराहरू नष्ट गरिदिनेछु जसले तिनीहरूलाई पाप गराउँछ। यो पृथ्वीबाट मानिसहरूको अस्तित्व नै मेटाई दिनेछु,” परमप्रभुले भन्नुभयो।

4 परमप्रभु भन्नुहुन्छ, “म यरूशलेम अनि यहूदाका बासिन्दाहरूलाई दण्ड दिनेछु! म ती सबै चीजहरू त्यस स्थानबाट हटाउनेछु। म बाल पूज्ने अन्तिम चिन्ह हटाउनेछु। म पूजारीहरूलाई हटाई दिनेछु अनि ती मानिसहरू जसले नक्षत्रहरू पूजनालाई तिनीहरूको घरको छाना माथि जान्छन्।

5 मानिसहरूले ती झूटा पूजाहारीहरूलाई बिर्सिनेछन्। कतिले भन्ने छन् तिनीहरूले मेरो पूजा गर्थे भनेर, तर तिनीहरूले मेरो पूजा गर्न प्रतिज्ञा गरे ता पनि अब तिनीहरूले झट्टो देवता मल्कामको पूजा गर्न थाले। यसकारण म तिनीहरूलाई त्यो स्थानबाट हटाउँछु।

6 कतिपय मानिसहरू परमप्रभुबाट टाडिए। तिनीहरूले परमप्रभुको अनुसरण गर्न छोडे। तिनीहरूले परमप्रभु संग सहायता माग्नु पनि छोडे। यसकारण म तिनीहरूलाई त्यस स्थानबाट हटाउनेछु।”

7 मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किन? किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।

8 परमप्रभु भन्नुहुन्छ, “परमप्रभुको बलिदानको दिन, म राजाका छोराहरू अनि अन्य भारादारहरूलाई दण्ड दिनेछु। म अरू देशको लुगा लगाउँने सबै मानिसहरूलाई पनि दण्ड दिनेछु।

9 त्यसदिन म त्यो सँधारमाथि उफ्रने सबै मानिसहरूलाई दण्ड दिनेछु,* अनि ती जसले तिनीहरूका स्वामीको घर झट्टो अनि हिसाले भरि दिन्छन्।”

10 परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ।

11 शहरको तल्लो भागमा बस्ने मानिसहरू पनि चिच्याउनेछन्। किन? किनकि व्यापारीहरू अनि धनी व्यापारी नष्ट हुनेछन्।

12 “त्यस समय, म एउटा लिएर यरूशलेममा गएर खोज्नेछु। म ती सबैलाई खोज्नेछु जो आफ्नो तरीकाले बाँच्नमा सन्तुष्ट छन्। उनीहरू भन्छन्, ‘परमप्रभुले केही गर्नुहुन्छ। उहाँले न त सहायता नै गर्नु हुन्छ न चोट नै पुर्याउनु हुन्छ।’ म तिनीहरूको खोजि गर्नेछु, उहाँले ती सबैलाई दण्ड दिनु हुन्छ।

13 तब तिनीहरूको सबै सम्पत्ति लुटिनेछन्, अनि घरहरू नष्ट हुनेछन्। तिनीहरूले घर बनाए तापनि त्यसमा बस पाउने छैनन्। तिनीहरूले दाखको बोट रोपे पनि त्यसको दाखरस खान पाउने छैनन्।”

14 परमप्रभुको न्यायको दिन चाँडै आउँदैछ। त्यो दिन नजिकै छ र झट्टै आउँदैछ। परमप्रभुको न्यायको विशेष दिनमा मानिसहरूको स्वाबासीको आवाज सुनिने छ। यहाँ सम्म कि वीर्योद्वाहरू पनि स्नेछन्।

15 त्यसदिन परमेश्वरले उहाँको क्रोध प्रकट गर्नु हुनेछ। यो अत्यन्तै दुःखको दिन हुनेछ, यो विध्वंसको दिन हुनेछ। यो अँध्यारो र विरक्तको दिन हुनेछ। यो एउटा कालो, अँध्यारो, धुमिएको अनि आँधी चलिरहेका दिन हुनेछ।

16 यो युद्धको समय जस्तो हुनेछ, जब मानिसहरूले सीङहरू अनि तुरहीहरूको आवाज सुरक्षित किल्लाहरू अनि सुरक्षित शहरहरूमा सुनेछन्।

17 परमप्रभु भन्नुहुन्छ, “म मानिसहरूको जीवन संकटमय बनाई दिनेछु। मानिसहरू अन्धा जस्तै जता ततै जानेछन् तिनीहरूकहाँ गइरहेकाछन् तिनीहरू आफै जान्ने छैनन्। किन? किनभने मानिसहरूले परमप्रभुको विरुद्ध पाप गरेकाछन्। धेरै मानिसहरू मारिने छन्। तिनीहरूको राग जमीनमा बनेछ अनि लाश गोबर जस्तै जमीनमा छरिएर सड्नेछ।

18 जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”

2

परमेश्वरले मानिसहरूको जीवन बदलि गर भन्नुहुन्छ

1 हे लाज नभएका मानिस हो! तिमीहरूको जीवन परिवर्तन गर।

2 तिमीहरूको जीवन शैली परिवर्तन गर! दिउँसो गर्मीमा केही फूलहरू ओइलाएर मर्छन्, तिमीहरू पनि त्यस्तै हुनेछौ, जब परमप्रभुले आफ्नो भयंकर क्रोध प्रकट गर्नुहुनेछ। यसकारण परमेश्वरको महान क्रोध तिमीहरूको अघि प्रकट हुनु अघि नै आफ्नो जीवन बदलि गर।

3 सबै नम्र मानिसहरू परमप्रभुकहाँ जाऊ। उहाँका नियमहरू पालन गर, राम्रो कुराहरू सिख, नम्रता खोज। तब मात्र तिमीहरू सुरक्षित रहनसक्छौ जून समय परमप्रभुले क्रोध प्रकट गर्नुहुन्छ।

परमप्रभुले इस्राएलका छिमेकीहरूलाई दण्ड दिनुहुनेछ

4 गाजा शहरमा कोही पनि बाँच्नेछैन। अश्कलोन नष्ट हुनेछ। मानिसहरूलाई अशदोद मध्य दिनमा त्यागन विवश गरिनेछ। एक्रोन चाहिँ उजाड हुनेछ।

5 पलिशतीको उपकुलमा झेट्टबाट आएर बस्ने मानिसहरू हो! यो परमप्रभुको संदेश तिमीहरूको लागि हो। कनानका भूमिहरू र पलिशतीका भूमिहरू अनि तिनीहरू ध्वंश हुनेछन् त्यहाँ कोही मानिस पनि बाँच्ने छैनन्।

6 समुद्रको कि नारको तिम्रो जमीन गोठालाहरू अनि तिनीहरूको भेडाको निम्ति खालि भूमि बनिनेछ।

* 1:9: त्यो सँधारमाथि ... दिनेछु विनीहरू ती मानिसहरू अनि पूजाहारीहरू हुन सक्छन्, जसले विदेशी देवताहरूको पूजा गर्छन् जस्तै ड्यगन अथवा ती मानिसहरू जसले तिनीहरूको पूजा गर्ने तरीकाहरू अनुसरण गर्छन्। हेनुहोस् 1 शम्पल 5:5

7 तब त्यो भूमि यहदामा बाँचेका मानिसहरूको निम्ति हुनेछ। परमप्रभुले यहदाका ती मानिसहरूका निम्ति हुनेछ। परमप्रभुले यहदाका ती मानिसहरूलाई याद गर्नु हुनेछ। ती मानिसहरू विदेशमा बन्दी छन्, तर परमप्रभुले तिनीहरूलाई फर्काई ल्याउनु हुनेछ। तब यहदाबाट मानिसहरूले तिनीहरूका भेडालाई घाँस खान ती भूमिमा डोयाउने छन्। अनि साँझमा तिनीहरू अशकलैनको खालि घरहरूमा सुत्नेछन्।

8 परमप्रभु भन्नुहुन्छ, “मलाई थाहा छ मोआब अनि अम्मोनका मानिसहरूले के गरे? तिनीहरूले मेरो मानिसहरूलाई छिरी गरे अनि आफ्नो देश अझ विशाल बनाउनको निम्ति उनीहरूको भूमि लिए।

9 यसकारण जस्तो जीवित छु, मोआब अनि अम्मोनका मानिसहरूलाई सदोम अनि गमोराउँ ध्वंस गरिदिनेछु। म सर्वशक्तिमान परमप्रभु, इम्राएलको परमेश्वर हुँ। म त्यो प्रतिज्ञा गर्छु कि ती देशहरू सदा सर्वदाको निम्ति सम्पूर्ण रूपले नष्ट गरिनेछ। तिनीहरूको भूमिमा घाँस उम्रनेछ। तिनीहरूको जमीन नूनको खानी जस्तै हुनेछ। मेरो मानिसहरू मध्ये बाँचेकाहरूले त्यो जमीन अनि त्यसमा भएको चीज-बीजहरूको प्रयोग गर्नेछन्।”

10 तिनीहरूको घमण्डको कारण अनि तिनीहरूले सर्वशक्तिमान परमप्रभुका मानिसहरूलाई अपमान अनि गिल्ला गरेको कारण मोआब अनि अम्मोन का मानिसहरूले यो कष्ट भोग्नु पर्नेछ।

11 ती मानिसहरू परमप्रभुसंग डराउनेछन्। किन? किनकि परमप्रभुले तिनीहरूको देवताहरू नष्ट पार्नुहुनेछ। त्यस समय सबै टाढा-टाढाका मानिसहरूले परमप्रभुको आराधना गर्नेछन्।

12 हे कुशका मानिसहरू! यी कुराहरू बुझ कारण तिमीहरू पनि परमप्रभुको तरवारले काटिदिनेछौ।

13 अनि परमप्रभुले उत्तर पट्टि आफ्नो हात बढाउनु हुनेछ र अशरलाई दण्ड दिनुहुनेछ। उहाँले नीचे शहरलाई नष्ट पार्नुहुनेछ, त्यो शहर केवल सुखवा उजाड मरुभूमि जस्तै हुनेछ।

14 भेडा अनि जङ्गली जनावरहरू मात्र त्यो जमीनमा बस्नेछन्। लाटोकोसेरोहरू अनि कागहरू त्यो किल्लाहरूमा बस्नेछन् जुन बेकामे भएका छन्। तिनीहरूको स्वर खिडकीबाट आए जस्तो सुनिने छ। कागहरू टोकामा बस्नेछन्। कालो चरा ती खालि घरहरूमा बस्नेछन्।

15 नीचे अहिले एकट्टै घमण्डी भएकोछ। यो यस्तो आनन्दित शहरहो, मानिसहरू सम्झन्छन् कि तिनीहरू सुरक्षित छन्। तिनीहरू सम्झन्छन् कि नीचे एकट्टै ठूलो शहर हो। तर त्यो शहर नष्ट गरिनेछ। यो उजाड हुनेछ। जहाँ खालि जङ्गली जनावरहरूले मात्र बास गर्ने छन्। जब मानिसहरू यो बाटो भएर जान्छन् त्यति बेला तिनीहरूले देखे छन् कि कति नराम्रो प्रकारले शहर नष्ट गरिएकोछ, तब तिनीहरू टाउको हल्लाउँदै खुट्टा ठटाउँनेछन्।

3

यससलेमको भविष्य

1 यससलेम तिम्ना मानिसहरू मेरो बिस्दुमा लडेका छन्। तिम्ना मानिसहरूले अरू मानिसहरूलाई चोट पुर्याएकाछन् अनि तिमी पापले कलंकित छौ।

2 तिम्ना मानिसहरूले मेरो वचनहरू सुनेनन्। तिनीहरूले मेरो शिक्षाहरू स्वीकार गरेनन्। यससलेमले परमप्रभुमा भरोसा गरेन। यससलेम उसको परमप्रभुको नजिक आएन।

3 यससलेमका प्रमुखहरू गँजिरहेन सिंहजै छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेडाहरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन।

4 त्यसका आमवक्ताहरूले धेरै पाप गर्न सधैं गुप्त योजना बनाउँछन्। त्यसका पूजाहारीहरूले पवित्र चिजहरू अशुद्ध बनाउँछन्। तिनीहरूले परमेश्वरको शिक्षा विपरित गर्छन्।

5 तर परमेश्वर अझै तिनीहरूको शहरमा हुनुहुन्छ अनि तिनीहरूलाई न्याय गर्नुहुन्छ। परमेश्वरले केही पनि नराम्रो गर्नुहुन्न। उहाँले सधैं उहाँका मानिसहरूको भलाई गर्नुहुन्छ। प्रतेक बिहान परमेश्वरले उहाँका मानिसहरूलाई असल निर्णय लिन सहायता गर्नुहुन्छ। तर दुष्ट मानिसहरू तिनीहरूले गरेको गल्तीको निम्ति लाज्जित हुनुपर्छ भन्ने पनि जान्दैनन्।

6 परमेश्वर भन्नुहुन्छ, “मैले जातिहरूलाई ध्वंस गरेको छु। मैले तिनीहरूको रक्षा धरहरा नष्ट गरिदिएको छु। मैले तिनीहरूको बाटोहरू नष्ट गरिदिएकोछु अनि अहिले त्यहाँ कोही पनि जाँदैनन्। तिनीहरूका शहरहरू उजाड छन्, त्यहाँ कोही पनि बस्दैनन्।

7 मैले तिमीहरूलाई यो यसकारण भनि रहेछु कि तिमीहरूले यसबाट शिक्षा लेऊ। म चाहन्छु तिमीहरू मसँग डराऊ अनि मेरो इज्जत गर। यदि तिमीले यस्तो गर्थौ भने तिमीहरूको घर नष्ट हुनेछैन। यदि तिमीहरूले यसो गर्थौ भने मैले बनाएको योजना अनुसार तिमीहरूलाई दण्ड दिइने छैन।” ती अपराधी मानिसहरूले अझै अपराध मात्र गर्न चाहन्छन् जुन तिनीहरूले पहिला देखि नै गर्दै आएका थिए।

8 परमप्रभु भन्नुहुन्छ, “यसकारण म उठ्छु जेल अनि तिम्ना न्याय गरूँजेल पर्छ। धेरै जातिका मानिसहरू ल्याउँने अनि तिमीलाई दण्ड दिनको निम्ति तिनीहरूलाई प्रयोग गर्ने मेरो निर्णय हो। तमीहरूको बिस्दु मेरो क्रोध देखाउँने म तिनीहरूलाई प्रयोग गर्नेछु। म कति रिसाएको छु त्यो देखाउँने र समस्त देश नष्ट गराउँने म तिनीहरूलाई प्रयोग गर्नेछु।

9 त्यस समय म अरू जातिका मानिसहरूलाई परिवर्तन गर्नेछु ता कि तिनीहरूले स्पष्ट भाषा बोल्न सक्छन्। तिनीहरूले परमप्रभुको नाउँ पुकार्ने छन्। तिनीहरू सबैले एक साथ मेरो आराधना गर्नेछन्।

10 मानिसहरू आफ्नो बलिहरू लिएर मेरो लागि नदीपारिबाट यहाँ इथोपियामा आउँनेछन्।

11 “यससलेम, तिम्ना मानिसहरूले मेरो बिस्दुमा गरेका दुष्ट कुराहरूको लागि अब लाज मान्नु पर्नेछैन। किन? किनकि म ती सबै नराम्रा काम गर्नेहरूलाई यससलेमबाट बाहिर ल्याउँनेछु। म ती सबै घमण्डीहरूलाई टाढा पठाउँनेछु। त्यहाँ कोही पनि घमण्डीमानिसहरू मेरो पवित्र पहाडमा हुनेछैनन्।

12 म शान्त अनि नम्र मानिसहरूलाई यससलेममा बस् दिनेछु, अनि तिनीहरूले परमप्रभुको नाउँमा भरोसा राख्नेछन्।

13 इम्राएलमा बाँचेकाहरूले नराम्रो काम गर्नेछैनन्, तिनीहरूले झटो बोल्ने छैनन्। तिनीहरूको झटो बोलेर मानिसहरूलाई ठमने छैनन्। तिनीहरू त्यो भेडा जस्तै हुनेछन् जुन खाए पछि शान्तसंग सुतिबस्छ, कसैले पनि तिनीहरूलाई सताउँने छैन।”

एउटा खुरीको गीत

14 हे यससलेम! खुरी होऊ अनि गीत गाऊ।

हे इम्राएल! आनन्दले कराऊ,

यससलेम खुरी होऊ अनि आनन्द मनाऊ।

15 किनभने परमप्रभुले तिम्ना दण्ड रोकिदिनु भयो।

उहाँले तिम्ना शत्रुहरूको दूढ किल्लाहरू नष्ट गरिदिनु भयो।

इम्राएलका राजा परमप्रभु तिम्ना साथमा हुनुहुन्छ।

तिमीले कुनै नराम्रो घटनाको बारेमा चिन्ता गर्नु पर्ने आवश्यकता छैन।

- 16 त्यस बेला यस्शलेमलाई भनिनेछ,
“नडराऊ, बलवान होऊ।
- 17 परमप्रभु तिम्रो परमेश्वर तिम्रो साथमा हुनुहुन्छ।
उहाँ एकजना शक्तिशाली सैनिक जस्तै हुनुहुन्छ।
उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।
उहाँले तिमीलाई कति प्रेम गर्नु हुन्छ सो उहाँले देखाउनु हुन्छ।
तिमीसित उहाँ कति प्रसन्न हुनुहुन्छ।
उहाँ हौंस्र हुनेछ अनि तिम्रो बिषयमा अति प्रसन्न रहनुहुनेछ।
18 चाढको दिन मानिसहरू अनन्दित भएझैँ खुशी हुनुहुनेछ।”
परमप्रभुले भन्दुभयो, “म तिम्रो लाज निकाली दिनेछु।
म तिमीहरूलाई घात गर्न देखि ती मानिसहरूलाई रोकिने बनाउँछु।
- 19 त्यस समय, म ती मानिसहरूलाई दण्ड दिनेछु जसले तिमीलाई चोट पुर्याए।
मानिसहरू जो घायल छन् म तिमीहरूलाई बचाउँछु।
म छरपष्ट भएका मेरा मानिसहरूलाई जम्मा गर्नेछु
अनि म तिमीहरूलाई प्रशिद्ध बनाउँनेछु
जता-ततैका मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्।
- 20 त्यस समय म तिमीहरूलाई फर्काएर ल्याउँनेछु,
म तिमीहरू सबैलाई एकै साथ फर्काएर ल्याउँनेछु,
म तिमीहरूलाई प्रशिद्ध बनाउँनेछु। प्रतेक ठाउँका मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्।
यो त्यस बेला हुनेछ जब म तिम्रो आँखाको अगाडी ती कैदीहरूलाई फर्काएर ल्याउँनेछु।”
परमप्रभुले यी सबै कुराहरू भन्दुभयो।

हागैको पुस्तक

यो मन्दिर निर्माणको समय हो

- 1 फारसको राजा दाराको दोस्रो वर्षको छैठौँ महिनाको पहिलो दिन हागैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो वचन यस्बाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसादाकका छोराका निम्ति थियो। शालतीएल यहदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए। वचन यस प्रकार थियो।
- 2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन।”
- 3 फेरी परमप्रभुको वचन अगमवक्ता हागैबाट आयो, जसमा भनिएको थियो, तिमीहरू सोचौं तिमी सही समय आइ सक्थो।
- 4 “परमप्रभुको मन्दिर नष्ट भएको समयमा के तिमीहरू काठको घर निर्माण गरेर बस्ने सही समय आएको भनी सम्झन्छौं?
- 5 यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोचन छोड।’
- 6 तिमीहरूले रोप्न त धेरै रोप्यौ, तर कट्टनी चाँहि कम्ती गर्दछौ। तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ। तिमीहरूले मघपान पनि गर्छौ तर नशा लाग्दैन, तिमीहरू लगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोर्जिमा छेड परेकोछ।”
- 7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच।
- 8 पहाडमा कट, काठ त्याऊ अनि मन्दिर बनाऊ। त्यस समय म मन्दिरबाट प्रसन्न हुन्छु र सम्मानित हुन्छु।” परमप्रभुले यी सबै कुराहरू भन्नुहुन्छ।
- 9 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले धेरै-बाली पाउने आशा गर्छौ, तर थोरै मात्र प्राप्त गर्छौ। जे जति तिमीहरूले कमाउँछौ अनि घरमा राख्छौ, त्यसलाई म उडाई दिनेछु। किन? किनकि मेरो मन्दिर नष्ट भएकोछ, तर तिमीहरूलाई आफ्नो-आफ्नो घरको मात्र चिन्ता छ।
- 10 यसकारण, आकाशबाट शीत झर्न बन्द भएकोछ, र यही कारण भूमिले अन्न उब्जाउन बन्द गरेकोछ, यी सबै तिमीहरूको कारणले भएको हो।”
- 11 परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न, नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु।”

नयाँ मन्दिरको कार्य आरम्भ

- 12 तब शालतीएलका छोरा यस्बाबेल अनि यहोसादाकको छोरा महायाजक यहोशूले सबै बाँचेका मानिसहरूसँग आफ्नो परमप्रभु परमेश्वरको सन्देश अनि उहाँले पठाएउनु भएको अगमवक्ता हागैको वचन स्वीकार गरे अनि मानिसहरू आफ्नो परमेश्वर परमप्रभुसँग डराउन थाले।
- 13 परमप्रभु परमेश्वरको सन्देश-वाहक हागैले मानिसहरूलाई परमप्रभुको सन्देश सुनाए। परमप्रभुले भन्नुभयो, “म तिमी साथमा छु।”
- 14 तब परमप्रभु परमेश्वरले शालतीएलका छोरा यहदाका राज्यपाल यस्बाबेललाई उतेजित गर्नुभयो अनि परमेश्वर परमप्रभुले यहोसादाकका छोरा यहोशूलाई पनि आत्मामा उतेजित गर्नुभयो अनि परमप्रभु परमेश्वरले बाँकी सबै मानिसहरूलाई प्रेरित गर्नुभयो। तब तिनीहरू आए अनि तिनीहरूका सर्वशक्तिमान परमप्रभु परमेश्वरको मन्दिर निर्माणको काम गर्न थाले।
- 15 उनीहरूले यो कार्य राजा दाराको दोस्रो वर्षको छैठौँ महिनाको चौबिसौँ दिनमा शुरू गरे।

2

परमप्रभुले मानिसलाई उतेजित पार्न थाल्नुभयो

- 1 सातौँ महिनाको एकदासौँ दिनमा परमप्रभुबाट यो वचन हागैकहाँ आयो।
- 2 वचनमा भनिएको थियो, “अब यहदाका शासक शालतीएलका छोरा यस्बाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन्। उनीहरूसँग कुरा गर अनि भन,
- 3 ‘के तिमीहरू मध्ये कोही त्यस्तो मानिस बाँचेकोछ, जसले त्यस मन्दिरको आफ्नो पहिलाको महिमा देखेको थियो। अब तिमीलाई कस्तो लागिरेहेछ? यो के भयो, यो मन्दिर पहिलाको खण्ड जस्तो देखिन्छ? वा तुलना गर्न सकिन्छ?’
- 4 तर यस्बाबेल, अब तिमी साहसी बन! परमप्रभु यसो भन्नु हुन्छ, ‘यहोसादाकका छोरा महायाजक यहोशू, तिमी पनि साहसी बन अनि सबै जातिका मानिसहरू तिमीहरू पनि साहसी बना!’ परमप्रभु यसो पनि भन्नु हुन्छ। ‘काम गर! किनभने म तिमीहरूसँग छु।’” परमप्रभु सर्वशक्तिमान यसो भन्नुहुन्छ।
- 5 परमप्रभु भन्नुहुन्छ, “‘जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसँग मिश्र देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ।’
- 6 किन? किनभने सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, ‘एकपल्ट फेरि म चाँडै नै पृथ्वी अनि आकाश, समुद्र अनि सुक्खा जमीन सबैलाई थरथर कमाउनेछु।’
- 7 म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु।’ सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ,
- 8 ‘तिनीहरूको चाँदी मेरो हो, तिनीहरूको सुन मेरो हो।’ सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ,
- 9 ‘यस मन्दिरको गौरव पहिलाको गौरव भन्दा ज्यादा हुनेछ।’ सर्वशक्तिमान परमप्रभुले यसो भन्नुहुनेछ; ‘यस ठाँउमा म शान्ति स्थापित गर्नेछु।’” सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।

आज आशिषको कार्यको आरम्भ

- 10 फारसका राजा दाराको दोस्रो वर्षको नयाँ महिनाको चौबिसौँ दिनमा यो वचन परमप्रभुबाट अगमवक्ता हागै कहाँ आयो।
- 11 सर्वशक्तिमान परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुहुन्छ, पूजाहारीहरूलाई सोध, व्यावस्थाले यस विषयमा के भन्छ।
- 12 “मानिलेऊ, एउटा मानिसले उसको लपेटामा पवित्र मासु लिएर गयो, यो मासु बलिको भाग हो, यसकारण यो संभव छ जसको लपेटामा पवित्र मासु छ, के यदि ती लगाएले रोटी या पाकेको भोजन, दाखरस, तेल अथवा कुनै अन्य भोजनलाई छुयो भने, ती चीजहरू पवित्र हुन्छ?” पूजाहारीले उत्तर दियो, “अहाँ!”
- 13 त्यसबेला हागैले भने, “यदि एउटा मानिसले मुर्दालाई छुयो भने के त्यो अशुद्ध हुन्छ?” अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”

14 तब हागैले भने, “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘मेरो सामने यी मानिसहरू प्रति अनि यो राष्ट्र प्रति त्यही नियम छ। तिनीहरूले जे गर्छन अनि आफ्नो हातले जे दिन्छन् त्यो अशुद्ध हो।

15 “ ‘तर अब राम्ररी विचार गर्नुहोस, परमप्रभुको मन्दिरमा अघि एउटा ढुङ्गा माथि अर्को ढुङ्गा राखिएको थियो?

16 त्यस समय बीस मुरी लिन आउने मानिसले दश मुरी मात्र पाउँथ्यो। दाखरसको कोलबाट पचास पाथी झिक्न आउनेले बीस पाथी मात्र पाउँथ्यो।

17 मैले तिमीहरूका उद्दिदहरूमा ल्याएँ तिमीहरूको हातले बनाएको चीजहरू नष्ट पार्न असिना पठाएँ, तर पनि तिमीहरू म तिर फर्केनौ।’ परमप्रभुले यसो भन्नु भयो।”

18 परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौँ महिनाको चौबिसौँ दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच।

19 के बीउहरू अब भकारीमा छन? के दाखको बोट, नेभाराको बोट, दारिम र भद्राक्षको बोटले अहिले सम्म फल दिएको छैन? अहँ! तर आजदेखि म तिमीलाई आशिष दिनेछु।”

20 अनि त्यही महिनाको चौबिसौँ दिनमा हागैलाई दोस्रो पल्ट परमप्रभुको वचन प्राप्त भयो। वचनमा भनिएको थियो:

21 “यह्दाका राज्यपाल यरूबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु।

22 अनि म राज्यहरू र सिंहासन उठाएर फर्काउनेछु। म राजधानीहरूको शक्ति ध्वंस पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कोमा तरवारहरूले मारिनेछन।”

23 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म त्यस दिन शालतीएलका छोरा, आफ्नो सेवक यरूबाबेललाई लिन्छु। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “अनि म तिमीलाई छाप लगाउने औंठी बनाउने छु। किन? किनभने मैले तिमीलाई रोजेकोछु।”

सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नु भयो।

जकरियाको पुस्तक

परमप्रभु अपना मानिसहस्ताई फेरि फर्काउन चाहनु हुन्छ

1 बेरक्याहका छोरा जकरियाले परमप्रभुबाट यो वचन प्राप्त गरे जुन फारसका राजा दाराको दोस्रो बर्षको आठौँ महिनामा आएको थियो।(जकरिया बेरक्याहका छोरा थिए। बेरक्याह इड्रो अगमवक्ताका छोरा थिए।) वचन यस प्रकार छ:

2 परमप्रभु तिमीहस्का पिता-पुर्खाहस्प्रति क्रोधित हुनुभयो।

3 यसर्थ तिमीहस्ले मानिसहस्ताई यो सबै कुरा बताउनु पर्छ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म कहाँ आऊ अनि म फेरि तिमीहस्काहाँ फर्केर आउँछु।”

4 परमप्रभु भन्नुहुन्छ, “तिमीहस्का पिता-पुर्खाहर् जस्तो नबन बितेका समयमा अगमवक्ताहर् तिनीहस्सित कुरा गर्थे। तिनीहस्ले भने, ‘तिमीहस्ले आफ्नो नाराओ कु-कर्महर् छोडिदेऊ।’ तर तिमीहस्का पुर्खाहस्ले मेरो एक शब्द पनि सुनेनन्।” परमप्रभुले यो कुरा भन्नुभयो।

5 परमप्रभुले भन्नुभयो, “तिमीहस्का पिता-पुर्खाहर् मरिसके अनि अगमवक्ताहर् सधैं बाँचिरहँदैनन्।

6 अगमवक्ताहर् मेरा सेवकहर् थिए। मैले उनीहस्ताई तिमीहस्का पिता-पुर्खाहस्ताई मेरो ब्याबस्था अनि शिक्षाहस्को बिषयमा भन्न प्रयोग गरे। अनि तिमीहस्का पिता-पुर्खाहस्ले शिक्षाहर् ग्रहण गरे। तिनीहस्ले भने, ‘सर्वशक्तिमान परमप्रभुले जे-जे गर्छु भन्नुभएको थियो ती सब गर्नु भयो उहाँले हामीलाई सबै हाम्रो नाराओ रहन-सहन अनि हाम्रो नाराओ कर्मका निम्ति दण्ड दिनुभयो।’ यसरी तिनीहस्ले पढ्यताप गरे अनि परमेष्बरकहाँ फर्केर गए।”

घोडाहस्को दर्शन

7 जकरियालाई फारसमा दाराको शासनकालको दोस्रो बर्षको (शाबाथको महिना) एघारौँ महिनाको चौबिसौँ दिनमा परमप्रभुबाट यो समचार प्राप्त भयो।(जकरिया बेरक्याहका छोरा थिए अनि हेरक्याह इड्रो अगमवक्ताका छोरा थिए।) समचार यो थियो:

8 राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको देखे। त्यो बेसीमा मेहेदीको रूखहस्को बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहर् पनि थिए।

9 मैले सोधे, “यी घोडाहर् के को निम्ति, परमप्रभु?”

त्यस समय मसंग कुरा गर्ने स्वर्गदूतले भने, “म तिमीलाई देखाउनेछु यी घोडाहर् के को निम्ति हुन्।”

10 त्यसपछि मेहेदीको रूखको बिचमा उभिएको मानिसले भन्यो, “परमप्रभुले यी घोडाहर् पृथ्वीमा यता-उता घुम्नको निम्ति पठाउनु भएको हो।”

11 त्यतिबेला घोडाहस्ले मेहेदीको रूखको बीचमा उभिएको परमप्रभुको स्वर्गदूतसंग कुरा गरे। उनीहस्ले भने, “हामी पृथ्वीमा यता-उता घुमिसक्यौँ अनि सबै शान्त र आराम छ।”

12 तब परमप्रभुका स्वर्गदूतले भने, “परमप्रभु तपाईंले यरूशलेम अनि यहूदाको शहरलाई कहिले सम्म सान्त्वना दिनुहुन्छ? अहिले तपाईंले यी शहरहस्ताई सतरी वर्ष सम्म क्रोध देखाउँनु भयो।”

13 तब परमप्रभुले त्यो स्वर्गदूतलाई उत्तर दिनु भयो जो मसंग कुरा गरिरहेको थियो। परमप्रभुले सान्त्वना पूर्ण वचनहर् भन्नुभयो।

14 त्यस समय परमप्रभुको एकजना स्वर्गदूत जो मसंग कुरा गरिरहेका थिए उनले मलाई भने, “मानिसहस्ताई यी सबै कुराहर् बताउनु।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ:

“यरूशलेम अनि सियोनका निम्ति मेरो बिशेष प्रेम छ।

15 म यी राष्ट्रहस्प्रति अत्यन्तै क्रोधित छु जसले आफु अति सुरक्षित अनुभव गर्छ,

म अधिक क्रोधित भएको थिएँ,

अनि ती जातिहस्को प्रयोग आफ्नो मानिसहस्ताई दण्ड दिनको लागि गर्ने।

तर ती जातिहस्ले ज्यादा भन्दा ज्यादा नोकसान गरे।”

16 यसकारण, परमप्रभु भन्नुहुन्छ, “म यरूशलेममा कृपा सहित जान्छु।”

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मेरो मन्दिर त्यहाँ पुनःनिर्माण गरिनेछ

अनि नामे डोरी यरूशलेममाथि तन्काइनेछ।”

17 स्वर्गदूतले भने, “मानिसलाई यो पनि भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,

‘मेरो शहरमा फेरि उन्नति हुनेछ,

परमप्रभुले सियोनलाई आराम दिनुहुनेछ,

उहाँले यरूशलेमलाई फेरि चुन्नु हुनेछ।’ ”

सीडहस्को दर्शन

18 तब मैले माथि हेरे अनि चारवटा सीडको दर्शन पाएँ।

19 अनि मैले मसंग कुरा गर्ने स्वर्गदूतलाई सोधे, “यी सीडहस्को दर्शन के हो?”

उनले भने, “यी ती सीडहर् हुन् जसले इस्राएल, यहूदा अनि यरूशलेमका मानिसहस्ताई छरपष्ट पारेका थिए।”

20 त्यसपछि परमप्रभुले मलाई चारजना कारीगरहर् देखाउँनु भयो।

21 मैले उहाँलाई सोधे, “यी चारजना कारीगरहर् किन आएकाछन्?”

उहाँले भन्नुभयो, “यी सीडहर् जसले यहूदालाई तितर बितर बनाए ता कि एउटै मानिसले पनि आफ्नो शिर खडा गर्दैनन्, तर यी कारीगरहर् ती देशहर् जसले यहूदा भूमिलाई छरपष्ट पार्न सीडहर् खडा पारे ती देशहस्ताई डर देखाउँन अनि तिनीहस्को सीडहर् फर्काइदिन आएका हुन्।”

2

यरूशलेमलाई नामे मानिसको दर्शन

1 तब मैले माथि हेरे अनि एउटा मानिसलाई नामे फिता लिएको देखेँ।

- 2 मैले उसलाई सोधे, “तपाईं कहाँ जाँदै हुनुहुन्छ?”
उसले मलाई उत्तर दिए, “म यस्शलेम नाम नज्दछु, त्यसको लम्बाई र चौडाई कति छ?”
- 3 त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए।
4 उनले तिनलाई भने, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भनू:
- “ यस्शलेम पर्खाल बिनाको शहर हुनेछ।
किनभने त्यहाँ असंख्य मानिसहरू र पशुहरू बस्छन्।”
- 5 परमप्रभु भन्नुहुन्छ,
“म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछ,
म तिमीहरूको महिमा हुनेछ।”
- परमेश्वरले मानिसहरूलाई घरमा बोलाउनु हुन्छ
परमप्रभु भन्नुहुन्छ,
6 “छिटो उठ! अनि उत्तर देश छोड
छिटो गर!
जहाँ मैले तिमीहरूलाई
सबै देशहरूमा छरपष्ट पारेँ।
7 हे सियोनका मानिसहरू!
जो बाबेलमा कैदीछौ, दारु!”
- 8 सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो।
“उहाँले मलाई त्यस देशको बिस्दु पठाउनु भएको छ जसले तिमीलाई लगे।
किनभने यदि उसले तिमीलाई चोट पुरायो भने
परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।
9 अनि म ती मानिसहरूको बिस्दु आफ्नो हातहरू उठाउँछु।
तिनीहरूका दासहरूले सम्पत्ति लिनेछन्।”
- तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई
यहाँ पठाउनु भएको हो।
- 10 परमप्रभु भन्नुहुन्छ,
“आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन।
किनकि म आउँदैछु अनि तिमीहरूको बिचमा रहनेछु।
- 11 त्यससमय धेरै जातिका मानिसहरू
परमप्रभु कहाँ आउनेछन्,
अनि तिनीहरू मेरा मानिस हुनेछन्।
म तिमीहरूको बीचमा बसेछु।
अनि तिमीहरूले जान्नेछौ कि
सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरूकहाँ पठाउनु भएको हो।”
- 12 परमप्रभुले यस्शलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ,
अनि यहदाको पवित्र भूमि उहाँको भाग हुनेछ।
- 13 तिमी सबै मानिसहरू परमप्रभुको सामुने चूपचाप बस!
आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउनु हुँदछ।

3

- प्रधान पूजाहारीको बारेमा दर्शन
- 1 त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोश देखाए। यहोश परमप्रभुको स्वर्गदूतको सामुने उभिरहेका थिए अनि शैतान यहोशको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशलाई दोष लगाउन उभिरहेको थियो।
- 2 त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हकान्। परमप्रभुले तँलाई अपराधी घोषित गर्छन्। परमप्रभुले यस्शलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?”
- 3 यहोश स्वर्गदूतको छेउमा उभिएको थियो अनि यहोशले मैला लुगा लगाएको थियो।
- 4 त्यतिबेला स्वर्गदूतले उसको छेउमा उभिएका अरु स्वर्गदूतहरूलाई भने, “यहोशको मैला लुगा खोलिदेऊ।” तब स्वर्गदूतले यहोशसँग कुरा गरे।
उसले भने, “हेर मैले तिप्रो अपराधहरू टाढा गरिदिएँ अनि म तिमीलाई नयाँ लुगा लगाउन दिइरहेछु।”
- 5 त्यसपछि मैले भने, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरूले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिरहेका थिए, तिनीहरूले उसलाई नयाँ लुगा लगाई दिए।
- 6 त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशसँग यसो भने:
- 7 सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नुभयो:
“यदि तिमाले मैले भने जस्तै गरी बस्छौ
अनि मेरो सेवा गर्छौ भने,

तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ।

तिमीले यसको आँगनको हेरचाह गर्नेछौ
अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं
स्वतन्त्रसित हिडडुल गर्नेदिनेछु।

8 प्रधान पूजाहारी यहोश, सुन।

तिमी अनि तिम्ना साथीहरू जो तिम्नो अघि बसिरहेकाछन्, चिन्ह हौ।
अनि म मेरो दासलाई पनि ल्यउदेछु।

उसलाई, हाँगा भनिन्छ।

9 हेर! मैले एउटा ढुङ्गा यहोशको छेउमा राखें।

त्यस ढुङ्गाको सातवटा आँखाहरूछन्

अनि म त्यस ढुङ्गामा बिशेष समचार खोपेनेछु,

म एकै दिनमा यो भूमिका सबै पापहरू निकालिदिनेछु।”

10 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,

“त्यस दिन प्रत्येक मानिसले तिनीहरूको छिमेकिहरूलाई

तिनीहरूको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि
शान्ति र आनन्दले बसका निम्ति बोलाउनेछन्।”

4

सूनौलो सामदान अनि दुइवटा भद्राक्षका रूखहरू

1 तब मसित कुरा गरिरहेको स्वर्गदूत मकहाँ फर्केर आए अनि उनले मलाई निन्द्राबाट जगाए झैं जगाए।

2 तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?”

मैले भने, “म सुनको एउटा सामदान देख्दैछु, त्यो सामदानमा सातवटा बत्ती छन् अनि त्यसको माथिल्लो भागमा एउटा प्याला छ। प्यालाबाट
सातवटा नलीहरू निकलदैछन्, प्रत्येक दिशातिर बत्ती जाँदैछन्, त्यो दिशा तेल हरेक दियोको प्याला सम्म जाँदै छन्।

3 त्यहाँ दुइवटा भद्राक्षका रूख प्यालाको छेउमा थिए। एउटा दाहिनेपट्टि अनि अर्को देब्रेपट्टि, यी रूखहरूले दिपहरूको निम्ति तेल उत्पन्न गर्थे।”

4 तब मैले त्यो स्वर्गदूतलाई सोधें जो मसित कुरा गरिरहेका थिए, “महोदय यी सबको अर्थ केहोला?”

5 मसंग कुरा गरिरहेका स्वर्गदूतले भने, “के तिमीलाई थाहा छैन यो सब चिज के हुन्?”

मैले भने, “थाहाछैन महाशय।”

6 तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यस्बाबेललाई दिनुभएको हो, ‘तिम्नो सहाएता अनि तिम्नो बल अनि शक्तिबाट आजैदेखि तर
सहायता मेरो आत्माबाट आउनेछ।’ सर्वशक्तिमान परमप्रभुले भन्नुभयो।

7 त्यो अग्लो पर्वत यस्बाबेलका निम्ति समतल भूमि जस्तै हुनेछ, त्यहाँ मन्दिर बनिने छ। जब अन्तिम ढुङ्गा त्यहाँ राखिनेछ तब मानिसहरू
चिच्याएर कराउनेछन्, ‘सुन्दर! अति सुन्दर!’ ”

8 तब परमप्रभुको समचार मकहाँ यसो भन्दै आयो,

9 “यस्बाबेलले मन्दिरको जग बसाल्नेछ अनि यस्बाबेलले नै निर्माण गरिसकनेछ। तब तिमीहरूले बुझ्नेछौ कि परमप्रभुले मलाई तिमीहरू कहाँ
पठाउनु भएको हो।

10 मानिसहरू त्यो साधारण आरम्भबाट लज्जित हुने छैनन्, अनि उनीहरू साँच्चै नै प्रश्न हुनेछन्। जब उनीहरू यस्बाबेलले बनाएको मन्दिर साहलले
नादै जाँच गर्दै गरेको देख्नेछन्। यसकारण पत्थरहरू जुन तिमीले देख्यौ ती परमप्रभुको आँखाहरू हुन्, जुन आँखले हर दिशामा देखिरहनु भएको छ।
उहाँले पृथ्वीका सबै थोकहरू देख्नुहुन्छ।”

11 त्यसपछि मैले उनलाई भने, “समादानको दाहिने अनि देब्रेपट्टि भएका ती दुइवटा भद्राक्षको बोटहरूले के अर्थ बुझाउँछ?”

12 मैले उनलाई यो पनि सोधें, “दुइवटा भद्राक्षको हाँगाको अर्थ के हो? जो दुइवटा सुनका नलिको छेउ सुनको रंगको तेलसंग छ।”

13 तब स्वर्गदूतले मलाई भने, “के तिमीलाई थाहा छैन यो चिजको अर्थ के हो?”

मैले भने, “छैन महाशय।”

14 यसकारण उनले भने, “यो ती दुई मानिसको प्रतिक हो, जुन सारा संसारमा परमप्रभुको सेवाका निम्ति चुनिएका छन्।”

5

उडिरहेको पत्रको दर्शन

1 तब म उँभो हेर्दै फर्किएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुश्रो देखें।

2 स्वर्गदूतले मलाई सोधे, “तिमाले के देख्यौ?”

मैले भने, “मैले एउटा उड्दै गरेको पत्रको मुश्रो देखें, यो मुश्रो बीस हात लामो अनि दशहात चौडादार छ।”

3 त्यस पछि स्वर्गदूतले मलाई भने, “त्यहाँ पत्रको मुश्रोमा एउटा श्राप लेखिएकोछ। मुश्रोको एका पट्टि चोरहरूको बिषयमा सराप लेखिएकोछ
अनि अर्को पट्टि ती झट्टो बोल्ने मानिसहरूको बिषयमा श्राप लेखिएकोछ जब तिनीहरूले शपथ लिन्छन्।

4 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘म यो पत्रलाई चोरहरूको घर अनि झट्टा मानिसहरूको घरमा पठाउनेछु। जसले झट्टो शपथ खान मेरो नाउँको
प्रयोग गर्छन्। यो मुश्रो त्यहाँ बस्नेछ अनि ती घरहरू नष्ट पार्नेछ, यहाँ सम्म कि ढुङ्गा र काठको खम्बा पनि नष्ट भएर जानेछ।’ ”

श्री अनि बाल्टी

5 त्यस समयमा मसंग कुरा गरिरहेका स्वर्गदूत बाहिर गए। उनले मलाई भने, “हेर अनि निरीक्षण गर के भइहेछ।”

- 6 मैले भने, “यो के हो?”
 उनले भने, “त्यो एउटा नापने बाल्टी हो जो उनले बकिरहेकी छे।” उनले यसो पनि भने, “यो बाल्टी सम्पूर्ण भूमिको पापहरू नापन बनिएको हो।”
 7 बाल्टीको ढक्नी सीसाले बनाएको थियो। जब त्यो खोलियो एउटी स्त्री त्यो भित्र बसिरहेकी भेटाए।
 8 तब स्वर्गदूतले भने, “यो स्त्री दुष्ट हो।” तब उनले त्यसलाई बाल्टेन भित्र फर्काएर दिए अनि सीसाले छोपी दिए।
 9 तब मैले मेरो आँखा खोले अनि दुईजना स्त्रीहरू तिनीहरूको पंखेटाले हावामा बाहिर उड्दै गरेको देखे। तिनीहरूको पंखेटाहरू सारसको जस्तै थिए।
 तिनीहरूले बाल्टी उठाए अनि यसैसित निरन्तर हावामा उडिरहे।
 10 तब मैले कुरा गरिरहेको ती स्वर्गदूतलाई सोधे, “त्यो बाल्टीन कहाँ लिएर गई रहेका छन्?”
 11 स्वर्गदूतले मलाई भने, “तिनीहरू शिनारामा त्यसको निम्ति एउटा मन्दिर बनाउन गईरहे छन्। जब त्यो मन्दिर तयार हुन्छ त्यो बाल्टी उसकै आधारमा राखिनेछ।”

6

चारवटा रथहरू

- 1 तब म चारैपट्टि घुमे। मैले माथि हेरे अनि चारवटा रथ दुईवटा काँसको पर्वतहरूको बीचबाट जाँदै गरेको देखे।
 2 पहिलो रथ रातो घोडाहरूले तानिरहेका थिए, दोस्रो रथ काला घोडाहरूले तानिरहेका थिए।
 3 तेस्रो रथ सेता घोडाहरूले तानिरहेका थिए, अनि चौथो रथ पाङ्ग्रे घोडाहरूले तानिरहेका थिए।
 4 तब मैले कुरा गरिरहेका ती स्वर्गदूतलाई सोधे, “महाशय यी सबको अर्थ के होला?”
 5 स्वर्गदूतले भने, “तिनीहरू स्वर्गका चार हावाहरू हुन्। तिनीहरू सम्पूर्ण पृथ्वीका मालिक बट आइरहेका छन्।
 6 काला घोडाहरू उत्तर तिर जानेछन्, अनि सेता घोडाहरू तिनीहरूलाई पछ्याउँदै पश्चिमतिर जाने छन्, र पाङ्ग्रे घोडाहरू दक्षिण तिर जानेछन्।”
 7 बलियो घोडाहरू पृथ्वी माथि जान लाई तमिस रहेका छन्। यस कारण स्वर्गदूतले तिनीहरूलाई भने, “जाऊ पृथ्वीको चारैतिर घुम।” यसकारण, तिनीहरू पृथ्वीभरि गए।
 8 तब परमप्रभुले मलाई जोडसंग बोलाउनु भयो। उहाँले भन्नुभयो, “हेर त्यो घोडा जुन उत्तर तिर गए तिनीहरूले बेबिलोनमा आफ्नो काम गरेर मेरो आत्मालाई त्यहाँ आराम दिएको छ, अब म उत्तर भूमिसित क्रोधित छैन।”

पूजाहारी यहोशले एउटा मुकुट पाउँछन्

- 9 तब मैले परमप्रभुबाट अझै अर्को वचन प्राप्त गरे। उहाँले भन्नुभयो,
 10 “निर्वासित हेल्टे, तोबियाह, अनि यदायाह बाबेलको कैदबाट आएका छन्। तिनीहरूलाई आजै लैजाऊ अनि सपन्याहको छोरा योशियाहाको घरमा जाऊ।
 11 त्यो सुन र चाँदी मुकुट बनाउन प्रयोग गर। मुकुट यहोशको शिरमाथि लगाइदेऊ। यहोशादाको छोरा यहोश प्रधान पूजाहारी हुन्। तब यहोशलाई यसो भन।
 12 उसलाई भन, सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ:

‘त्यहाँ एकजना मानिस छ जसलाई हौंगो भनिन्छ।

त्यो हौंगो जहाँछ त्यहाँबाट निकालिने छ

र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ।

13 हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ
 अनि सम्मान गरिनेछ।

यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ।

ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ

र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’

14 त्यो मुकुट मन्दिरमा राखिनेछ जसले मानिसलाई यादराख सहायता गर्नेछ। त्यो मुकुटले हेल्टे, तोबियाह, यदायाह अनि सपन्याहको छोरा योशियाहालाई सम्मान दिनेछ।”

15 टाढा-टाढाका मानिसहरू आएर परमप्रभुको मन्दिर बनाउँछन्। तब मानिसहरूले जान्छन् कि सर्वशक्तिमान परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनु भएको हो। अनि परमप्रभु परमेश्वरले तिमीहरूलाई जे अह्राउनु हुन्छ त्यो गर्थो भने यी सबै कुराहरू हुनेछ।

7

परमप्रभु दया र करुणा चाहनु हुन्छ

1 फरसमा दाराको राज्यकालको चौथो वर्ष जकरियालाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो नवौं महिनाको चौथो दिन (किसलेबको महिना) थियो।

2 बेतेलका मानिसले शरेशेर, रेगेम-मलेक अनि आफ्नो मानिसहरू समेतलाई परमप्रभुसँग एउटा प्रश्न सोध्न पठाए।

3 तिनीहरू सर्वशक्तिमान परमप्रभुको मन्दिरका अगमवक्ताहरू अनि पूजाहारी कहाँ गए। उनीहरूले प्रश्न सोधे, “हामीले कति वर्ष सम्म मन्दिर ध्वस्त भएकोमा शोक मनाउने। अहिले गरिरहे झैं मैले प्रत्येक वर्षको पाँचौं महिनामा रुनु अनि उपवास बस्नु पर्छ?”

4 सर्वशक्तिमान परमप्रभुको वचन मकहाँ आयो,

5 “पूजाहारी अनि देशका सबै मानिसहरूलाई भन, ‘उपवास र विलाप तिमीहरूले सत्तरी वर्ष देखी वर्षको पाँचौं अनि सातौं महिनामा गर्दै आईरहेका छौ, के त्यो उपवास साँच्चै नै मेरो निम्ति हो? होइन!

6 जब तिमीले खाँयो अनि दाखरस मियो के त्यो मेरो निम्ति हो? होइन! यो तिमीहरूको भलाईका निम्ति हो।’

7 यी वचनहरू परमप्रभुले अगमवक्ताहरूद्वारा घोषणागर्नु भएको थियो। हैइन? उहाँले त्यो वचन त्यति बेला भन्नु भएको थियो जति बेला यरूशलेम मानिसहरूले भरिएको र पुरै उन्नति भएको शहर थियो। परमेश्वरले यो कुरा त्यस बेला भन्नुभयो जब यरूशलेमको चारैतिरका शहर अनि नेगव तथा पश्चिमी पहाडको तराईका मानिसहरू शान्ति पूर्वक बस्थे।”

8 जकरियालाई परमप्रभुले यो वचन दिनु भयो:

9 “सर्वशक्तिमान परमप्रभुले यो कुरा भन्नुभयो,
‘तिमीहरूलाई जे सत्य र उचित लाग्छ त्यही गर्नु पर्छ।
तिमीहरू एक-अर्काप्रति दयालु

र कर्णामय हुनु पर्छ।

10 बिधुवाहरू, टुहरा-टुहरी बिदेशी

अथवा गरीव मानिसहरूलाई चोट पुर्याउनु हुँदैन।

एक-अर्कालाई नराग्रो गर्ने बिचार पनि मनमा ल्याउनु हुँदैन।”

11 तर ती मानिसहरूले सुन्न अस्वीकार गरे

जे उहाँले गर्न चाहनु हुन्थ्यो।

तिनीहरूले आफ्ना कान बन्द गरे

जसले गर्दा परमेश्वरले भनेका कुरा सुनेनन्।

12 तिनीहरू हठी थिए।

तिनीहरूले परमेश्वरको व्यावस्था पालन गर्न अस्वीकार गरे।

आफ्नो आत्माशक्तिद्वारा सर्वशक्तिमान परमप्रभुले

आगमवक्ताका माध्यमबाट आफ्ना मानिसहरूलाई वचन पठाउनुभयो।

तर मानिसहरूले त्यो सुनेनन्,

यसकारण सर्वशक्तिमान परमप्रभु सधैं क्रोधित हुनुभयो।

13 यसकारण सर्वशक्तिमान परमप्रभुले भन्नुभयो,

“मैले तिनीहरूलाई बोलाएँ,

तर तिनीहरूले उत्तर दिएनन्,

यसकारण अब मलाई तिनीहरूले बोलाए पनि

म तिनीहरूलाई उत्तर दिनेछैन।

14 म अब तिनीहरूलाई एउटा आँधी-बेहरीले झैं

तिनीहरूले नचिनेको अन्य देशहरूमा छरपष्ट गरिदिनेछु।

जब तिनीहरू यो देश भएर जान्छन्

तिनीहरूले छोडेको भूमि उजाड हुनेछ।

त्यो सुन्दर भूमि ध्वंस हुनेछ।”

8

परमप्रभुबाट यरूशलेमलाई आशीर्वाद दिने प्रतिज्ञा

1 यो वचन सर्वशक्तिमान परमप्रभुको हो।

2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म साँच्चै नै सियोन पर्वतलाई प्रेम गर्छु। म तिनलाई यति सानो प्रेम गर्छु, तर तिनी मेरो बिश्वासनीय भइन्न
अनि म तिनीसँग क्रोधित भएँ।”

3 परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान
परमप्रभुको पर्वतलाई चाहि पवित्र पर्वत भनिनेछ।”

4 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका बुढा-बुढीहरू फेरि गल्लीहरूमा देखिनेछन्। मानिसहरू यति लामो समय सम्म बाँचेछन् कि
उनीहरूलाई टेकने लौरोको आवश्यकता पर्नेछ।

5 अनि शहरका बाटोहरू नानीहरूले भरिनेछ।”

6 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जीवित मानिसहरूले सोच्लान, यो एकदमै गाह्रोछ अनि म पनि सोचछु यो एकदमै गाह्रोछ।”

7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर म पूर्व र पश्चिमका देशहरूबाट मानिसहरू बचाई रहेछु अनि मेरो मानिसहरूलाई डोह्याउनेछु।

8 म त्यहाँ फर्केर फेरि आउँछु अनि यरूशलेममा बस्नेछु। तिनीहरू मेरो मानिसहरू हुनेछन् म राम्रो बिश्वासनीय परमेश्वर हुनेछु।”

9 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “शक्तिशाली होऊ! तिमीहरू आज त्यही सन्देश सुमिरहेकाछौ, जुन अगमवक्ताहरूले पहिलाबाटै भन्दै थिए
जब सर्वशक्तिमान परमप्रभुले आफ्ना मान्दिर बनाउनका निम्ति फेरि जंग बसाल्नु भएको थियो।

10 त्यो समय मानिसहरूसँग श्रमिकहरूलाई मजदूरी बापत दिने पैसा थिएन अथवा पशु र शत्रुहरूको कारणले मानिसहरूको आगमन रक्षित थिएन।
मैले हरेकलाई आफ्नो छिमेकिको विरोधी बनाइदिएँ।

11 सर्वशक्तिमान परमप्रभुले यसो भन्नुभयो। तर अब जीवित मानिसहरूका निम्ति यस्तो हुनेछैन।”

12 “ती मानिसहरूले शान्तिसंग खेती लगाउनेछन्। दाखको बोटले फलहरू दिनेछ। भूमिले राम्रो उब्जनी दिनेछ तथा आकाशबाटै पानी पर्नेछ। म
यी सबै चीजहरू मेरा ती मानिसहरूलाई दिनेछु।

13 मानिसहरू आफ्नो अभिशापको निम्ति यरूशलेम अनि यहदाको नाउँ लिनेछन् तर म इश्राएल र यहदालाई बचाउनेछु अनि तिनीहरूको नाउँ
आशिषको रूपमा प्रमाणित हुन थाल्नेछ। यसकारण नडराऊ! बलियो होऊ!”

14 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाले मलाई क्रोधित पारे। यसकारण मैले उनीहरूलाई नष्ट गर्ने निर्णय लिएँ। मैले आफ्नो
बिचार बदली गर्ने निश्चय गरेँ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

15 “तर अब मैले बिचार बदली सकेँ अनि त्यस्तै प्रकारले मैले यरूशलेम र यहदाका मानिसहरू प्रति वास्ता गरी रहने निश्चय गरेको छु।

16 यसकारण नडराऊ तर तिमीहरूले यो गर्नु पर्छ कि आफ्नो छिमेकीहरूसित सत्य बोल, जब तिमी आफ्नो शहरमा निर्णय लिन्छौ त्यस बेला
साँचो, ठिक र शान्ति ल्याउने निर्णय होस्।

17 तिमी छिमेकीलाई चोट पुर्याउने गुप्त योजनाहरू नबनाऊ। झटो कसम नखाऊ। किन? किनकि म त्यो कुराहरूलाई घृणा गर्छु।” परमप्रभुले यसो
भन्नु भयो।

18 मैले सर्वशक्तिमान परमप्रभुको यो वचन पाएँ।

19 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिम्रो शोक मनाउने अनि उपासको विशेष दिन चौथो महीना, पाँचौं महीना, सातौं महीना अनि दशौं महीनामा हो। त्यो शोकको दिनलाई खूशीको दिनमा बदली गर। ती दिन हँस अनि आनन्दको उत्सवहरू र पवित्र बिदाका दिनहरू हुनेछन्, र तिमीहरूले सत्य शान्तिलाई प्रेम गर्नु पर्छ।”

20 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,

“भविष्यमा बिभिन्न शहरहरूबाट मानिसहरू यरूशलेममा आउनेछन्।

21 एउटा शहरका मानिसहरूले अर्को शहरका मानिसहरूलाई भनेछन्,

‘हामीहरू परमप्रभुको सामुन्ने उपासना गर्न, सर्वशक्तिमान परमप्रभुलाई खोज्न जाँदैछौं,’

अनि अर्कोले भनेछ,

‘म पनि तिमीहरू सित जान चाहन्छु।’ ”

22 धेरै मानिसहरू अनि धेरै शक्तिशाली जातिहरू परमप्रभु सर्वशक्तिमानलाई खोज्न यरूशलेम आउनेछन्। तिनीहरू यहाँ परमप्रभुको उपासना गर्ने आउने छन्।

23 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय, बिभिन्न जातिहरूबाट बिभिन्न भाषाहरू बोल्ने दशजना मानिसहरूले एकजना यहूदी मानिसको लुगाको छेउ समात्रेछ अनि भनेछ, ‘हामीले सुनेका छौं कि परमेश्वर तिम्रो साथमा हुनुहुन्छ, के हामी उहाँको उपासना गर्न तिमी सित आउँन सक्छौं?’ ”

9

अन्य जातिहरूको विरुद्ध न्याय

1 एउटा दुःखपूर्ण समचार यो परमप्रभुको वचन हृदक देशको अनि त्यसको को राजधानी दमीशकको बिषयमा छ, मानिसहरू अनि सबै इस्राएली कुलहरूको आँखाहरू परमप्रभुमाथि छन्।

2 यो समचार हृदकको सिमाना हमातका निम्ति हो अनि सोर र सीदोनका निम्ति पनि हो। यद्यपि तिनीहरू ज्ञानी छन्।

3 सोर एउटा किल्ला जस्तैछ। त्यहाँ मानिसहरूले चौँदी यति धेरै जम्मा गरेका छन् त्यो धूलो बराबर छ, अनि सुन माटो समान छ।

4 तर परमप्रभुले, यी सबै लिनुहुनेछ। उहाँले त्यसको धन-सम्पत्ति समुद्रमा फ्याँकि दिनुहुनेछ अनि यो शहर आगोद्वारा नष्ट गराइनेछ।

5 अशकलोनमा बस्ने मानिसहरूले ती घटनाहरू देखेछन् अनि डराउनेछन्। गाजाका मानिसहरू डरले काम्नेछन्। अनि एक्रोनका मानिसहरूको आशा सङ्गुनेछ। गाजामा कुनैपनि राजा बाँच्नेछैन। अब एउटै मानिस पनि अशकलोनमा रहने छैन।

6 अशदोदका मानिसहरूलाई थाह छैन उनीहरूको पिता को हुन्? परमप्रभु भन्नुहुन्छ, “म अहंकारी पलिशती मानिसहरूलाई सम्पूर्ण रूपले नष्ट गरिदिनेछु।

7 म उसको मुखबाट रगत र उसको दाँतबाट घृणापूर्ण वस्तुहरू निकाल्नेछु। बाँचेका कुनैपनि पलिशतीहरू हाम्रो जतिको एक अंग बनेछन्। तिनीहरू यहूदाको एटा यौं कुल हुनेछन्। अक्रोनका मानिसहरू हाम्रा मानिसका एक भाग हुनेछन्, यबूसीहरू बनिए जस्तै।

8 म शत्रुका सेनाहरूलाई यहाँबाट जान दिनेछैन, अब उसो म तिनीहरूलाई मेरा मानिसहरू प्रति चोट पुर्याउन दिनेछैन। मैले मेरा आँखाले देखेको छु कि बितेका दिनहरूमा मेरा मानिसहरूले कति कष्ट भोगेका छन्।”

भविष्यको राजा

9 हे सियोन, आनन्दित होऊ!

यरूशलेमका मानिसहरू खुसिले कराऊ!

हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्।

उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्याउनुहुन्छ।

उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।

10 राजा भन्नुहुन्छ, “मैले एप्रैममा रथहरू ध्वंस पारे

अनि यरूशलेममा घोडसवारहरू ध्वंस पारे।

मैले युद्धमा प्रयोग गरेको धनुहरू ध्वंस पारे।”

उहाँले जातिहरू सित शान्ति वार्ता गर्नुहुनेछ।

त्यो राजाले समुद्र देखि समुद्र सम्म राज्य गर्नुहुनेछ।

उनले नदी देखि पृथ्वीको अन्त भूमिसम्म राज्य गर्नुहुनेछ।

परमप्रभुले उहाँका मानिसहरूलाई रक्षा गर्नुहुन्छ

11 यरूशलेम, तिमीसित मेरो रगतको करार रहेकोले

म रित्तो खाडलबाट तिम्रा कैदीहरूलाई मुक्त गरिदिनेछु।

12 तिमीहरूका किल्ला तर्फ जाऊ हे आशावादी कैदीहरू।

अब म तिमीहरूलाई भन्दैछु कि

तिमीहरूले जति गुमाएकाछौ

त्यसको दुईगुणा ज्यादा म तिमीहरूलाई दिनेछु।

13 यहूदा, म तिमीलाई धनु जस्तै प्रयोग गर्नेछु।

एप्रैम म तिमीलाई काँड जस्तै प्रयोग गर्नेछु।

सियोन, म तिमीलाई युनानीहरू बिरुद्ध

युद्धको बलियो तलवार जस्तै प्रयोग गर्नेछु।

14 परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ

- अनि आफ्नो काँड बिजुली चम्के जस्तै चलाउँनु हुनेछ।
 परमप्रभु परमेशवरले तुरही बजाउँनुहुनेछ
 अनि सेनाहरू मरुभूमिमा आँधिजस्तै अघाडी बढ्नेछन्।
 15 सर्वशक्तिमान परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ।
 सैनिकहरूले घुँघरो र ढुङ्गाको प्रयोग गरेर शत्रुहरूलाई पराजित गर्नेछन्।
 उनीहरूले आफ्ना शत्रुहरूका रगत बगाउनेछन्,
 यो दाखरस जस्तै बग्नेछ।
 यो वेदीको कुना-कुनामा फ्याँकिएको रगत जस्तै हुनेछ।
 16 त्यससमय, परमप्रभु तिमीहरूका परमेश्वरले
 उहाँका मानिसहरूलाई
 गोठालोले आफ्ना भेडाहरू बचाए झैं बचाउँनु हुनेछ।
 तिनीहरू उहाँको निम्ति अत्यन्तै मूल्यवान हुनेछन्।
 त्यो उहाँको हातमा चम्कने रत्न जस्तै हुनेछ।
 17 प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्।
 त्यहाँ आश्चर्य चकित बाली कटनी हुनेछ।
 त्यो केवल अन्न र दाखरसको नभएर
 नयाँ केटा-केटीहरूको हुनेछ।

10

परमप्रभुको प्रतिज्ञा

- 1 वसन्त ऋतुमा वर्षाको निम्ति परमप्रभुसंग प्रार्थना गर। परमप्रभुले बिजुलि पठाउनु हुनेछ अनि पानी वर्षाउनु हुनेछ। परमेशवरले प्रत्येकको विरुवाहरू जमीनमा उत्पन्न गर्नु हुनेछ।
 2 मानिसहरूले तिनीहरू सानो मृति अनि तन्त्र-मन्त्र भविष्यमा के हुने हो भनि जान्न प्रयोग गर्छन्! तर त्यो सब ब्यार्थ हुनेछ। तिनीहरूले झटो चीज देख्छन्, तिनीहरूले झटो सपना भन्छन्। तर ती सबै झटो हुनेछ। यसकारण, मानिसहरू भेडाहरू जस्तै सहायताको निम्ति यता उता भट्की हिँड्छन्। तर तिनीहरूलाई बाटो देखाउने कुनै गोठालो हुँदैन।
 3 परमप्रभु भन्नुहुन्छ, “म गोठालोहरू प्रति एकदमै क्रोधित छु। म अगुवाहरूलाई दण्ड दिनेछु।” (यहदाका मानिसहरू परमेश्वरका निम्ति बगाल हुन् अनि सर्वशक्तिमान परमप्रभुले साँच्चै नै बगालको हेरचाह गर्नुहुन्छ। उहाँले त्यसको हेरचाह गर्नु हुन्छ, जस्तै कुनै सैनिकले आफ्नो घोडाको गर्छ।)
 4 “कुनाको ढुङ्गा, पालको खोंबो, युद्धको धनु अनि अधि बढिरहेका सैनिकहरू पनि यहदाकोमा आउँनेछ।
 5 तिनीहरूले आफ्नो शत्रुलाई हराउनेछन्। तिनीहरूले युद्धमा आफ्नो शत्रुहरूलाई गल्लीको हिलो जस्तै कुल्ची-मिल्ची पारी पराजित गर्नेछन्। उनीहरूले युद्ध गर्नेछन् किनभने परमप्रभुले उनीहरूलाई साथ दिनुहुनेछ अनि उनीहरूले शत्रुको घोड सवारलाई पनि पराजित गर्नेछन्।
 6 म यहदाका कुललाई शक्तिशाली बनाउँने छु। म यसुफको कुललाई बँचाउँनेछु। म तिनीहरूलाई फर्काएर ल्याउनेछु किनभने तिमीहरूमाथि मेरो दया जागोकोछ। यो यस्तो हुनेछ मानौं मैले तिनीहरूलाई कहिल्यै छाडेको छैन। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ अनि म तिनीहरूलाई सहयोग गर्नेछु।
 7 एप्रैमा मानिसहरू शक्तिशाली हुनेछन् अनि प्रसन्न हुनेछन्। ती सैनिक जस्तै जसले अत्यन्तै खाना पानी पाए। उनीहरूका छोरा-छोरीहरू आनन्द मनाउँनेछन् अनि प्रसन्न हुनेछन्। उनीहरू सबैले एकै साथ परमप्रभुसंग आनन्द मनाउँनेछन्।
 8 “म उशाराले सबैलाई एकै साथ बोलाउँनेछु। म साँच्चे उनीहरूलाई बँचाउँनेछु, उनीहरूको संख्या अधिको झैं असंख्य हुनेछ।
 9 हो, मैले सबै मानिसहरूलाई आफ्ना देशमा छरपष्ट पारे तर ती देशहरूले मलाई याद गर्नेछन्। अनि उनीहरूका सन्तानहरू बाँचि रहनेछन् अनि फर्केर आउँनेछन्।
 10 म तिनीहरूलाई मिश्र र अश्रूबाट फर्काएर ल्याउनेछु। म तिनीहरूलाई गिलाद र लबानोनको इलाकामा ल्याउनेछु किनभने त्यहाँ प्रशस्त ठाउँ हुनेछैन।”
 11 यो पहिलेको झैं हुनेछ जब परमेश्वरले तिनीहरूलाई मिश्रबाट ल्याउनु भएको थियो। उहाँले समुद्रको छालमा हिकाउँनु भयो, समुद्र छुट्टियो अनि मानिसहरू दुःखको समुद्रमा पैदल हिंडेर पार गरे। परमप्रभुले नदीको बहावलाई सुकाई दिनु हुनेछ। उहाँले अश्रूको घमण्ड अनि मिश्रको शक्ति ध्वंस गरिदिनुभयो।
 12 परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो।

11

परमेश्वरले यहदाको चारैतिर भएका देशहरूलाई दण्ड दिनुहुनेछ

- 1 लबानोन, आफ्नो दैलोहरू खोल, किनभने आगो भित्र आउँछ
 अनि तिमीहरूका देवदारका रूखहरू भस्म पारिदिन्छ।
 2 बाशानका सल्लोको रूखहरू स्नेछन् किनकि देवदारका रूखहरू लडे।
 महान रूखहरू ध्वंस गराइए।
 बाशानका फलौटका रूखहरू
 त्यो जङ्गलको निम्ति रोजु जुन काटिएकाछन्।
 3 गोठालाहरू स्फुको सुन!
 तिनीहरूको महिमा ध्वंस भएको छ।
 जवान सिंहको गर्जन सुन,
 यर्दन नदीको किनारको तिनीहरूको बाकलो जङ्गल उजाड गराइएको छ।

- 4 परमप्रभु मेरा परमेश्वर भन्नुहुन्छ, “ती भेडाहरूको रक्षार, जसलाई मार्नेका निम्ति पालिएको छ।
- 5 तिनीहरू जसले भेडा किन्छन् तिनीहरूले भेडालाई माछ्छन्, अनि तिनीहरू दण्डित हुँदैनन्। ब्यापारीले भेडालाई बेच्छ अनि भन्छ, ‘परमप्रभुको प्रशंसाहोस् किनभने म धनी भएँ।’ गोठालाहरू अपना भेडाहरूका निम्ति शोक मनाउँदैनन्।
- 6 अनि म यो देशका बासिन्दाको निम्ति दुःखी हुनेछैन।” परमप्रभुले यो सबै भन्नुभयो, “हेर म प्रत्येकलाई उसको छिमेकी अनि राजाको हातमा सुम्पि दिनेछु। म तिनीहरूलाई उनीहरूको देशमा नष्ट पार्न दिनेछु, म तिनीहरूलाई रोक्नेछैन।”
- 7 त्यसरी मैले ती भेडाहरूको रेखदेख गरेँ, विशेष कष्टमा परेका बथान जसलाई मार्नकालागि पालिएको थियो। मैले दुइवटा लौरौ लिएँ र मैले एउटा लौरौको नाउँ अनुग्रह राखेँ र अर्कोको नाउँ एकता अनि मैले भेडाहरूको रेखदेख आरम्भ गरेँ।
- 8 मैले तीनजना गोठालाहरूलाई एकै महीनामा नष्ट गरिदिएँ। म भेडाहरू प्रति क्रोधित भएँ अनि तिनीहरूले मलाई घृणा गर्न थाले।
- 9 त्यपछि मैले भने, “म तिमीहरूको हेरचाह गरिनेँ! म तिमीहरूलाई मर्न दिनेछु जो मर्न चाहन्छन्। अनि तिनीहरू जो ध्वंश हुन चाहन्छन् ध्वंश होऊन। अनि जो बाँच्छ तिनीहरूले एक-अर्कोको मासु खानेछन्।”
- 10 त्यपछि मैले अनुग्रह नामको लौरौ लिएँ अनि त्यसलाई टुक्रा-टुक्रा पारिदिएँ। मैले सबै मानिसहरूसँग मेरो करार रद्द गर्न यसो गरेँ।
- 11 यसकारण त्यसदिन करार भङ्ग भयो अनि पीडित बगाल जसले मतिर हेरिरहेका थिए, उनीहरूले पनि बूझे, यो परमप्रभुको समाचार थियो।
- 12 तब मैले तिनीहरूलाई भने, “यदि तिमी ज्वाला दिन चाहन्छौ भने देऊ। यदि चाहँदैनौ भने नदेऊ!” यसैले मलाई उसले तीसवटा चाँदीका टुक्रा दिए।
- 13 त्यसपछि परमप्रभुले मलाई भन्नु भयो, “त्यसलाई कोष-भण्डारमा फर्काइदेऊ। तिनीहरूले सोच्छन कि त्यो महत्वपूर्ण रकमको लागि म योग्यको छु। त्यो पैसालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदेऊ।” यसकारण चाँदीको तीसवटा टुक्रालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदिएँ।
- 14 तब मैले एकता नाउँको लौरौलाई दुइ टुक्रा पारेँ मैले यी कुरा साबित गर्नको लागि गरेँ कि इस्राएल अनि यहूदाको बिचको एकता समाप्त भयो।
- 15 तब परमप्रभुले मलाई भन्नुभयो, “अब मूर्ख गोठालाको लौरौको खोजी गर।
- 16 म यस भूमिमा एउटा नयाँ गोठालो उठाउनेछु। उसले नष्ट भईसकेको भेडाहरूको हेरचाह गर्ने छैन, उसले चोट लागेको भेडाहरूलाई निको पार्नेछैन। उसले ती जो अहिले जिउँदो छन् तिनीहरूलाई ख्वाउँने छैन। अनि सबै स्वास्थ्य भेडाहरू खाईसकिन्छ र खरहरू मात्र बाँकी रहनेछ।”
- 17 हे मेरो बेक्कामको गोठालो तिमीले मेरा भेडाहरूलाई त्यागिदियो।
एउटा तरवारले उसको दाहिने पाखुरा
अनि उसको दाहिने आँखामा हिकार्नेछ।
उसको पाखुरा बेक्कामको हुनेछ
अनि उसको दाहिने आँखा अन्धा हुनेछ।

12

यहूदाको चारैतिरको देशहरूको बिषयमा दर्शन

- 1 इस्राएलको बिषयमा परमप्रभुको दुःखको वचन। परमप्रभुले पृथ्वी र आकाश बनाउँनु भयो। उहाँले मानिसको आत्मा रचनु भयो। अनि यी कुराहरू भन्नुभयो,
- 2 “हेर, म यरूशलेमलाई चारैतिरका राज्यहरूका निम्ति यसलाई बिषको बोटोको जस्तो बनाउँछु। अनि सम्पूर्ण यहूदा यरूशलेम झैं घेरामा पर्नेछ।
- 3 तर त्यदिन, म यरूशलेमलाई सबै जातिहरूको लागि गह्रै हड्गुजा जस्तो बनाईदिनेछु अनि जसले त्यसलाई उठाउँने कोशिश गर्छ त्यो नै घाइते हुनेछ। तर पृथ्वीका सबै जातिहरू एकै साथ आउँछन् अनि यरूशलेमको बिस्दुमा लडनेछन्।
- 4 तर म घोडाहरूलाई भयभित पारिदिनेछु अनि घोडसवारहरू डराउँनेछन्। म शत्रुका सबै घोडाहरूलाई अन्धा बनाइदिनेछु। तर मेरा आँखाहरू अन्धा हुनेछैन। अनि म यहूदाका कुलका मानिसहरूलाई रक्षा गर्नेछु।
- 5 तब यहूदाका कुलका अगुवाहरूले आफैं भन्नेछन्, ‘यरूशलेमका बासिन्दा, म परमप्रभु परमेश्वर सर्वशक्तिमानमा शक्ति पाउँनेछु।’
- 6 त्यस समयमा यहूदाका परिवारलाई जंङ्गलमा लागि रहेको डढेलो जस्तै बनाउँनेछु, मुझहरूको बीचमा बल्दै गरेको राँकोहरू जस्तै तिनीहरूले चारैतिरका शत्रुहरूलाई नष्ट गर्नेछन् अनि यरूशलेमका बासिन्दाहरू फेरि बस्ने अनि आराम गर्ने स्थितिमा हुनेछन्।”
- 7 परमप्रभुले पहिला यहूदाका मानिसहरूलाई बचाउँनु हुनेछ यसकारण यरूशलेमका बासिन्दाहरूले शेखी गर्नेछैनन्। दाऊदको घरानाको अनि यरूशलेमका बग्ने अन्य मानिसहरूको गौरव यहूदाको भन्दा बढी नहोस्।
- 8 तर त्यसदिन परमप्रभुले यरूशलेमका मानिसहरूको सङ्घ रक्षा गर्नु हुनेछ, यहाँ सम्म कि कमजोर मानिसहरू पनि दाऊद जस्तै योद्धा बन्नेछन् अनि दाऊदका परिवारहरू परमप्रभुको आफ्नो स्वर्गात्तु जस्तै पथप्रदर्शक हुनेछन्।
- 9 परमप्रभु भन्नुहुन्छ, “त्यस समय म ती यरूशलेमको बिस्दुमा आउँने सारा जातिहरूलाई नष्ट गर्नेछु।
- 10 म दाऊदको घर अनि यरूशलेमका बासिन्दाहरूको हृदयमा अनुग्रह र करुणाको भावना भरिदिनेछु। तिनीहरूले म पछि हेर्नेछन्। जसलाई छेड बनाएकाथिए अनि दुःखी हुनेछन्, जो एउटै मात्र पुत्रको निम्ति विलाप गर्छ अथवा उसको पहिला जन्मेको पुत्रको मृत्युको निम्ति विलाप गर्छ। तिनीहरू त्यसै दुःखी मानिसहरू झैं हुनेछन्।
- 11 त्यस दिन यरूशलेममा ठुलो दुःख अनि कष्ट आइपर्नेछ, त्यो यस्तो हुने छ जुन मगिदोको बेसीमा हद्द-रिम्मोनको मृत्युमा मानिसहरू रोएका थिए।
- 12 भूमिले शोक मनाउँनेछन् प्रत्येक घरना स्नेछन्। दाऊदका घरनाका मानिसहरू आफैले शोक मनाउँनेछन् अनि उनीहरूका पत्नीले शोक मनाउँनेछन्। नातान घरनाको मानिसहरू आफैं स्नेछन् अनि तिनीहरूका पत्नी पनि अलग-अलग स्नेछन्।
- 13 लेवी कुलका मानिसहरू अनि पद्रीहरू पनि अलग-अलग, एकलै-एकलै स्नेछन्। शिमी घरनाको मानिसहरू र पद्रीहरू पनि अलग-अलग स्नेछन्।
- 14 अनि यहि घटना सबै वंशमा हुनेछ। मानिसहरू एकलै हुनेछन् अनि श्रीहरू एकलै स्नेछन्।”

13

1 तर त्यससमय, पानीको एउटा कुलो दाऊदको घरना तथा यरूशलेमको बासिन्दाहरूको निम्ति मूल फुटेर आउँनेछ। त्यो मूलले तिनीहरूको पापलाई धोएर शुद्ध गरिदिनेछ।

झट्टा अगमवक्ता ज्यादा छैनन्

2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय पृथ्वीबाट सबै मूर्तिहरू हटाईदिनेछ। मानिसहरूले तिमीहरूको नामहरू पनि याद राख्ने छैनन्, म झट्टा अगमवक्ता अनि अशुद्ध आत्मालाई पृथ्वीबाट हटाई दिनेछु।

3 यदि कुनै मानिसले अगमवाणी गरे त्यसले दण्ड पाउँनेछ। यहाँ सम्म कि त्यसको आफ्नो आमा-बाबुले पनि भन्नेछन्, ‘तैले परमप्रभुको नाउँमा झट्टो बोलिस्। यसकारण तँ मरुं पर्छौं।’ त्यसको आमा-बाबुले अगमवाणी गरेकोमा त्यसलाई छुराले रोपिदिनेछन्।

4 त्यस समाय अगमवक्ता आफ्नो अगमवाणी र दर्शनको निम्ति लज्जित हुनेछ। मानिसहरूलाई झट्टो अगमवाणी भनेर धोका दिनलाई तिनीहरूले त्यस प्रकारको बाक्लो पोषाक लगाउने छैनन्।

5 तिनीहरूले भन्नेछन्, ‘म अगमवक्ता हैन। म एउटा किसान हूँ। किनभने एउटा मानिसले मलाई मेरो बाल्य अवस्थामा नै दासलाई जस्तै बेच्यो।’

6 अरू मानिसहरूले भन्नेछन्, ‘तिप्रो हातको यो चोट केहो?’ उसले भन्नेछ, ‘यो मेरो साथीको घरमा लागेको चोट हो।’ ”

7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तरवार मेरो गोठालालाई हिकाऊ, मेरो साथीलाई हिकाऊ। मेरो गोठाला अनि भेडालाई प्रहार गर! भेडा भागेर जानेछ र साना-सानाहरूलाई म दण्ड दिनेछु।”

8 परमप्रभु भन्नुहुन्छ, “देशका दुई तिहाई मानिसहरूलाई चोट लगाईने छ अनि मारिने छ। तर एक तिहाई बाँचेछन्।

9 त्यपछि म ती बाँचेकालाई जाँचेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी जमीनसिंहले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हो।’ अनि उनीहरूले भन्नेछन्, ‘परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।’ ”

14

न्यायको दिन

1 हेर, परमप्रभुको न्यायको विशेष दिन आउँदैछ, अनि जुन धन तिमीहरूबाट लिएको थियो त्यो धन तिप्रो शहरमा बाँडिनेछ।

2 म सबै देशलाई यरूशलेम को बिस्व युद्ध गर्नलाई एकै ठाउँमा भेला हार्नेछु। तिनीहरूले शहरमा अधिकार जमाउँनेछन्। तथाघरहरू नष्ट गरिदिनेछन्।

झरिहरूलाई भ्रष्ट पारिनेछ अनि आधा मानिसहरूलाई कैदमा लगिनेछ। तर बाँकी रहेकाहरूलाई शहर बाहिर लगिनेछैन।

3 त्यसपछि परमप्रभुले ती देशहरूको बिस्वमा युद्ध गर्नुहुनेछ। यो एउटा साँचो युद्ध हुनेछ।

4 त्यससमय उहाँ भद्राक्ष एउटा पर्वतमा उभिरहनु हुनेछ। त्यो पहाड यरूशलेमको पूर्वपट्टि अवस्थित छ। जैतनको पर्वत बिष्फोटन हुनेछ। पर्वतको एउटा भाग उत्तरपट्टि जानेछ, अनि अर्को भाग दक्षिणपट्टि जानेछ।

5 अनि तिमी पर्वतका भञ्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहुदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्।

6-7 त्यो अत्यन्तै महत्वपूर्ण दिन हुनेछ। त्यस दिन प्रकाश, शीत अनि तृषारो केहि हुनेछैन। परमप्रभुले मात्र जान्नुहुन्छ यो कस्तो हुन्छ, तर कुनै दिन रात हुनेछैन, जब सामान्य सना अँध्यारो हुन थाल्छ, अनि उज्यालो पनि हुन्छ।

8 यस समय यरूशलेमबाट लगातार पानी बगिरहनेछ। पानी बिभाजन हुनेछ अनि एउटा भाग पूर्वतिर बग्नेछ अनि अर्को भाग पश्चिमको भूमध्य सागर सम्म जानेछ अनि यो पुरै पानी बष भरी ग्रीष्म अनि शीत ऋतु दुबैमा बगि रहन्छ।

9 त्यससमय परमप्रभु, समस्त पृथ्वीका राजा हुनुहुनेछ। परमप्रभु एक मात्र हुनुहुन्छ। उहाँको नाउँ एउटै हो।

10 त्यससमय यरूशलेमको चारै तिर आरुबा समतल जस्तै हुनेछ। गिबाबाट भाएर नेगेवामा रिम्मान जमीनसम्म मरूभूमि जस्तै हुनेछ। तर यरूशलेमको पूरै शहर फेरि बिन्यामीनको फाटकदेखि प्रथम फाटक सम्म अनि हनलेलको धरहरादेखि राजाको दाखको कोल सम्म फेरि बग्नेछ।

11 तिनीहरू त्यहाँ बसेछन् अनि फेरि कहिल्यै पनि नाश हुनेछैन अनि मानिसहरू यरूशलेममा सुरक्षित बसेछन्।

12 तर जो कोहि जाति यरूशलेमको बिस्वमा युद्ध लडे, परमप्रभुले ती राष्ट्रहरूलाई दण्ड दिनुहुनेछ। उहाँले तिनीहरूलाई डरलाग्दो बिमारद्वारा आक्रमण गर्नुहुनेछ। तिनीहरू उभिरहेको बेला तिनीहरूको शरीर सड्नेछ। तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहिनैछ अनि जिब्रो तिनीहरूको मुखमा नै कुहिनै छ।

13-15 त्यो भयंकर डरलाग्दो महामारी शत्रुहरूको छाउनीमा हुनेछ अनि तिनीहरूका घोडाहरू, खचरहरू, ऊँटहरू र गधाहरूलाई त्यो डरलाग्दो रोग लाग्नेछ।

त्यससमय तिनीहरू साँच्चै नै परमप्रभुसंग डराउँनेछन्, तिनीहरूले एक-अर्काको घाँटी निमोदुनेछन्, तिनीहरूले एक-अर्कोमाथि प्रहार गर्नको निम्ति हात उठाउँनेछन्। यहुदाका मानिसहरूले यरूशलेममा युद्ध गर्नेछन्। तर तिनीहरूले शहरको चारैतिरका जातिहरूबाट धन प्राप्त गर्नेछन्। उनीहरूले एकदमै ज्यादा सुन, चाँदी अनि लुगा फाटाहरू प्राप्त गर्नेछन्।

16 यरूशलेमको बिस्व युद्धार्नैहरू जति बाँचेकाछन् तिनीहरूले प्रत्येक बष केही मानिसहरू जो यरूशलेमको बिस्व लड्न आउँनेछन् र बाँचेछन् प्रत्येक बष राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्न आउँनेछन्। तिनीहरू छत्रो-बासको चाड मनाउँन आउँनेछन्।

17 अनि यदि पृथ्वीका कुनै परिवारका मानिस राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्नको लागि यरूशलेम गएन भने परमप्रभुले तिनीहरूलाई वर्षा पनि बन्द गरिदिनु हुनेछ।

18 यदि मात्रदेशका कुनै पनि परिवारका मानिस छत्रो-बासको चाड मान्न आएन भने तिनीहरू डरलाग्दो रोगको शिकार हुनेछन्, जस्तो परमप्रभुले अरू शत्रु देशहरूलाई लगाई दिनु भएको थियो।

19 मिश्रको निम्ति त्यही दण्ड हुनेछ अनि अरू देशको निम्ति जसले छत्रो-बासको चाड मनाउँन आउँनेदैन।

20 त्यससमय प्रत्येक सर-सामान परमप्रभुको हुनेछ। यहाँ सम्म कि घोडाहरूको घण्टीमा परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि परमप्रभुको मन्दिरमा प्रयोग गरिने सबै भाँडाहरू त्यस्तै महत्वपूर्ण हुन्छन् जस्तो वेदीमा प्रयोग गरिने कचौराहरू महत्वपूर्ण हुन्छ।

21 क्रिच्छ, यहुदा अनि यरूशलेमका प्रत्येक भाँडाहरूमा सर्वशक्तिमान परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि प्रत्येक मानिस जसले परमप्रभुको आरधना गर्छ त्यसैले ती भाँडाहरूमा खाना पकाउँने र खाने अधिकार पाउँनेछ।

अनि त्यससमय परमप्रभु परमेश्वरको मन्दिरमा चीज-बीजहरू किन-बेच गर्ने कुनै पनि ब्यापारी हुनेछैनन्।

* 14:8: यस समयमा ... पानी अथवा “जिउँदो पानी यरूशलेमबाट बगिरहनेछ।” अथवा “यरूशलेमबाट जीवनको पानी बग्नेछ।”

मलाकीको पुस्तक

1 एउटा वचन परमेश्वरबाट। यो वचन परमप्रभुदेखि इस्राएललाई हो। परमेश्वरले मलाकीलाई यो वचन दिन उपयोग गर्नु भयो।

इस्राएल प्रति परमेश्वरको प्रेम

2 परमप्रभु भन्नुहुन्छ, “मानिसहरू, म तिमीहरूलाई प्रेम गर्छु।”

तर तिमीहरूले भन्यौ, “तपाईंले हामीलाई प्रेम गर्नुहुन्छ भनेर कसरी थाहा पाउनु?”

परमप्रभुले भन्नुभयो, “एसाव याकूको दाजु थियो, थिएन र? तर मैले याकूबलाई चुनें।

3 अनि मैले एसावलाई स्वीकार गरिनेँ। मैले एसावको पहाडी देश उजाड पारिदिएँ। एसावको देश नष्ट पारिएको थियो अनि अब त्यहाँ जङ्गली स्थलहरू मात्र बस्छन्।”

4 यो सम्भव छ कि एदोमका मानिसहरूले भन्न सक्छन्, “ठिकैछ हामी नष्ट भएका छौं, तर हामी हाम्रो शहर फेरि निर्माण गर्छौं।”

तर सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यदि तिनीहरूले तिनीहरूको शहर पुनःनिर्माण गरे ता पनि म त्यसलाई फेरि भत्काई दिनेछु।” यशैकारण मानिसहरूले एदोमलाई नराप्ने देश भन्छन्। मानिसहरू भन्छन् कि परमप्रभु तिनीहरूसित सधैं क्रोधित हुनुहुन्छ।

5 मानिसहरूले यी सबै कुराहरू आँखाले देखे र भने, “इष्टको सिमाना भन्दा बाहिर पनि परमप्रभु महान हुनुहुन्छ।”

मानिसहरूले परमेश्वरलाई सम्मान गर्दैनन्

6 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “नानीहरूले तिनीहरूका बाबुहरूलाई आदर गर्दछन्। सेवकहरूले तिनीहरूको मालिकहरूलाई सम्मान गर्छन्। म तिमीहरूको बाबु हुँ, यसकारण तिमीहरूले मलाई किन सम्मान गर्दैनौ? म तिमीहरूको मालिक हुँ, यसकारण तिमीहरू किन मलाई सम्मान गर्दैनौ? पूजाहारीहरू तिमीहरूले मेरो नाउँलाई सम्मान गर्दैनौ।

“तर तिमीहरू भन्छौ, ‘हामीहरूले के गर्छौं? जो तपाईंले भन्नु हुन्छ हामीले तपाईंको सम्मान गरेताँ।’ ”

7 परमप्रभु भन्नुहुन्छ, “ तिमीहरू मेरो बेदीमा अशुद्ध रोटी ल्याउँछौ।”

“तर तिमीहरू भन्छौ, ‘त्यो रोटी कसरी अशुद्ध भयो?’ ”

परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले मेरो बेदीलाई सम्मान गर्दैनौ।

8 तिमीहरूले बलिको निम्ति अन्धा पशुहरू ल्याउँछौ त्यसो गर्नु गल्ती हो। तिमीहरूले बलिको लागि बीमारी अनि लड्गडा पशुहरू लिएर आउँदछौ, यो गल्ती हो। तिमीहरूले आफ्ना शासकलाई ती रोगी पशुहरू भेटी चढाउने चेष्टा गर्छौ! के तिनीहरू तिमीहरूसित खुशी हुन्छन्? के तिनीहरूले तिमीहरूलाई दया देखाउँछन्?” सर्वशक्तिमान परमप्रभुले यी सबै भन्नुभयो।

9 “पूजाहारीहरू, तिमीहरूले परमप्रभुसँग हाम्रो असल हुनको निम्ति बिन्ती गर्नुपर्छ। तर उनले तिम्रो बिन्ती सुन्ने छैनन् अनि यी सबै दोष तिम्रो हुनेछ।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।

10 “साँच्चै नै तिमीहरू मध्ये कसैले मन्दिरको ढोकाहरू बन्द गर्छ अनि सही जग्गामा दीयो बाल्छ, तर म तिमीहरूसँग प्रसन्न हुनेछैन। म तिम्रो भेटी स्वीकार गर्दैन।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।

11 “सूर्योदय देखि सूर्यास्त सम्म मानिसहरूले मेरो सम्मान गर्छन्, ती सबैले मेरो निम्ति राम्रा-राम्रा भेटीहरू ल्याउँछन्। तिनीहरूले मेरो भेटीको रूपमा राम्रो धूप बाल्छन्। किन? किनभने मेरो नाउँ ती सम्पूर्ण मानिसहरूको निम्ति महत्वपूर्ण छ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।

12 “तर तिमीहरूले यो देखाउँछौ कि तिमीहरूले मेरो नाउँलाई सम्मान गरेनौ। तिमाहरू भन्छौ, परमप्रभुको टेवल पवित्र छैन।

13 अनि तिमीहरू त्यो टेवलबाट भोजन लिन मन पराउँदैनौ तिमीहरूले त्यो खाने कुरा सँध्छौ तर खान अस्वीकार गर्छौ। तिमीहरू भन्छौ ‘यो राम्रो होइन। तर यो साँच्चो हैन।’ तब तिमीहरूले रोगी, खोरण्डा अनि चोट लागेका पशुहरू मेरो निम्ति ल्याउँछौ। तिमीहरूले रोगी पशुहरू मलाई बलिदान दिने चेष्टा गर्छौ। तर म ती रोगी पशुहरू स्वीकार गर्दैनौं।

14 कति मानिसहरूसित तिम्रो पशुहरू छन्, जुन उनीहरूले बलिदान स्वरूप चढाउँन सक्छन् तर उनीहरूले ती राम्रा पशुहरू मलाई चढाउँदैनन्। केही मानिसहरूले राम्रो पशुहरू मकहाँ ल्याउँछन्। तिनीहरूले स्वास्थ्य पशुहरू ल्याउने प्रतिज्ञा गर्छन् तर गुप्तरूपमा त्यो राम्रो स्वास्थ्य पशुलाई रोगी पशुहरूसँग साटेर मलाई रोगी पशुहरू चढाउँछन्। तिनीहरूसमाथि आपद् आईलाग्नेछ। किनभने म महान राजा हुँ। तिमीहरूले मलाई सम्मान गर्नु पर्ने हो। सारा पृथ्वीका मानिसहरूले मेरो सम्मान गर्छन्।” सर्वशक्तिमान परमप्रभुले ती सबै कुराहरू भन्नुभयो।

2

पूजाहारीहरूका निम्ति विधिहरू

1 “है पूजाहारीहरू हो, यो नियम तिमीहरूको निम्ति हो। मेरोकुरा सुन। जे म भन्छु त्यसमाथि ध्यान देऊ। मेरो सम्मान गर।

2 यदि तिमीहरूले सुन्दैनौ र मेरो नाउँलाई सम्मान गर्दैनौ भने तिमीहरूलाई खराब हुनेछ। तिमीहरूले आशीर्वाद दिनेछौ तर त्यो श्रापमा परिणत हुनेछ। यदि तिमीहरूले मेरो नाउँमा सम्मान गरेनौ भने म खराब गर्नेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

3 “हेर, म तिमीहरूको कुललाई दण्ड दिनेछु। पवित्र दिनहरूमा पूजाहारी तिमीहरूले मलाई बलिदानहरू चढाउँछौ। तिमीले गोबर अनि मेरेको पशुको भित्री भाग लिएरआउँछौ अनि फ्याँकि दिन्छौ। तर म त्यो गोबर तिम्रो मुखमा दलिलिदिनेछु र तिमी पनि त्यो सितै फ्याँकिनेछौ।

4 तब तिमीहरूले बुझ्छौ मैले यी आदेश तिमीहरूलाई किन दिँदछु? मैले तिमीहरूलाई यी कुराहरू किन बताउँदछु कारण लेवीहरूसित मेरो करार चलिरहनेछ।” सर्वशक्तिमान परमेश्वरले यी सबै कुराहरू भन्नुभयो।

5 परमप्रभुले भन्नुभयो, “मैले यो करार लेवीहरूसँग गरे। मैले उनीहरूलाई शान्तिपूर्ण जीवन दिने प्रतिज्ञा गरे, अनि मैले दिएँ। लेवीहरूले मेरो सम्मान गरे। तिनीहरूले मेरो नाउँको सम्मान गरे।

6 लेवीहरूले साँचो शिक्षा दिए। लेवीहरूले झटो उपदेशहरू दिएनन्। लेवीहरू ईमान्दार र शान्ति प्रिय मानिस थिए। लेवीहरूले मेरो अनुशरण गरे अनि धेरै मानिसहरूलाई अपराध गर्नुबाट बचाए।

7 पूजाहारीहरूले परमप्रभुको शिक्षा जान्नु पर्छ। मानिसहरू पूजाहारीहरूको छेउमा जाने योग्यको हुनुपर्छ अनि परमप्रभुको शिक्षा सिकनु पर्छ। पूजाहारीहरू मानिसहरूका निम्ति परमप्रभुको समचार-वाहक हुनुपर्छ।”

8 परमप्रभुले भन्नुभयो, “पूजाहारीहरूले मेरो अनुशरण गर्न छोडिदिए। तिमीहरूले नराम्रो कामको निम्ति मानिसहरूलाई शिक्षादियौ। तिमीहरूले लेवीहरूसंग गरेको कारा भङ्ग गर्‍यो।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

9 “तिमीहरू भैले भनेको जस्तो भएनौ! तिमीहरूले हाम्रो शिक्षा स्वीकार गरेनौ। यसकारण म तिमीहरूलाई महत्वहिन बनाउँछु। मानिसहरूले तिमीलाई आदर गर्ने छैनन्।”

यहदा इसाएल प्रति साँचो भएन

10 हामी सबैको एउटै पिता हुन्छन्। उनै परमेश्वरले हामी सबैलाई बनाउँनु भयो। यसकारण मानिसहरूले आफ्नो भाइलाई किन ठग्न? उनिहरूले कारा को पालना नगरेको प्रकट गर्छन्। उनीहरूले त्यो कारालाई लागू गर्दैनन् न त हाम्रा पिता-पुर्खाहरूले परमेश्वरसंग गरे।

11 यहदाका मानिसहरूले अरू मानिसहरूलाई ठगे। यसशलेम अनि इस्राएलका मानिसहरूले धिनलागदा कामहरू गरे। परमेश्वरले मन्दिरलाई प्रेम गर्नुहुन्छ। तर यहदाका बासिन्दाले परमप्रभुको पवित्र मन्दिरको सम्मान गरेनन्। यहदाको मानिसहरूले बिदेशी देवताहरूको पूजा गर्न थाले।

12 परमप्रभुले ती मानिसहरूलाई यहदाका कुलबाट अलग गर्नुहुन्छ। ती मानिसहरूले परमप्रभुलाई भेटी ल्याउँन सक्लान् तर यसले कुनै सहायता गर्ने छैन।

13 तिमीहरूले रोए परमप्रभुको वेदी आँसुले भिजाउँन सक्छौ, तर परमप्रभुले तिमीहरूको भेटी ग्रहण गर्नुहुने छैन। परमप्रभु ती चिजहरूबाट प्रसन्न हुनुहुने छैन जे तिमीहरूले लिएर आउँछौ।

14 तिमीहरू सोध्छौ, “हाम्रो भेटीहरू परमप्रभुले किन स्वीकार गर्नु भएन?” किनभने तिमीहरूले गरेका नराम्रा कामहरू परमप्रभुले देख्न भएको छ, उहाँ तिमीहरूको बिस्व साक्षी हुनुहुन्छ। उहाँले देख्नभएको छ, तिमीहरूले आफ्नो पत्नीलाई ठगी रहेछौ। तिमीहरूले त्यस श्रिसित तिमी जवान हुँदा नै बिवाह गरेको थियो। ऊ तिमी प्रियसी थिई। त्यस समय तिमीले बैवाहिक कारा गर्‍यो अनि ऊ तिमी पत्नी भई। तर तिमीले उसलाई ठग्यौ।

15 परमेश्वर चाहनु हुन्छ पत्नीहरू एक शरीर अनि एक आत्मा हुन। किन? जसबाट उसको नानीहरू पवित्र होस्। यसकारण त्यो आत्मीय एकताको रक्षा गर। आफ्नी पत्नीलाई नठग। त्यो तिमी पत्नी त्यही बेला देखि भई जति बेला तिमी जवान थियो।

16 परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म बिवाह बिच्छेद घृणा गर्छु। म पुरुषहरूको कुरा कामहरू घृणा गर्छु। यसकारण आफ्नो आत्मीय एकताको रक्षा गर। आफ्नो पत्नीलाई धोका नदेऊ।”

न्यायको बिशेष समय

17 तिमीहरूले परमेश्वरलाई शिक्षादेखि चिन्तित बनाएका छौ अनि त्यो झटो शिक्षाले परमप्रभुलाई अत्यन्तै क्रुदिएको छ। तिमीहरूले सोच्यौ कि परमेश्वर एउटा मानिस जस्तै हो जसले खराब काम गर्छ। तिमीहरूले भन्यौ कि परमेश्वरले उनीहरूलाई राम्रो सम्झनु हुन्छ अनि तिमीहरूले सोच्यौ कि परमेश्वरले नराम्रो कामको लागि दण्ड दिनु हुँदैन।

3

1 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर, म मेरो समचार-वाहकलाई पठाउँदैछु। उसले मेरो निम्ति बाटो तयार पार्नेछ। मालिक तपाईं जसको खोजिमा हुनुहुन्छ त्यो अचानक उसको मन्दिरमा आउनेछ। काराको समाचार-वाहक साँचै आउँदछ।

2 “कुनैपनि मानिस त्यस समयको निम्ति तयार पर्न सक्नेछैन। कुनै पनि मानिस उहाँको बिस्व उभिन सक्नेछैन जब उहाँ आउनुहुन्छ। उहाँ त्यो बल्दै गरेको आगो जस्तो हुनुहुनेछ, उहाँ धोवीको साबुन जस्तै हुनुहुन्छ, जसलाई मानिलहरूले लगा धुने काममा लगाउनेछन्।

3 उहाँले लेवी कुलहरूलाई पवित्र पार्नु हुनेछ। उहाँले लेवी कुलहरूलाई यस्तो शूद्र पार्नुहुन्छ जस्तो आगोले चाँदीलाई शूद्र पार्छ उहाँले तिनीहरूलाई शूद्र सुन र चाँदी जस्तै बनाउँनु हुनेछ। तब उनीहरूले परमप्रभु कहाँ भेटी लिएर आउनेछन् अनि ती कामहरू पनी ठीकसंग गर्नेछन्।

4 त्यसपछि परमप्रभुले यहदा अनि यसशलेमको भेटी स्वीकार गर्नु हुनेछ। यो पहिला समयको जस्तै हुनेछ। यो पहिलाको लामो समय जस्तै हुनेछ।

5 तब म तिमीहरू कहाँ आउनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरू द्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कति मानिसहरूले नराम्रो जादु गर्छन्, कतिले व्याधिचारी पाप गर्छन्, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरीलाई ठग्न। उनीहरू आफैले तोकिएको रकम दिँदैनन्। विधुवाहरू, टुहरा-टुहरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।

परमेश्वरलाई लुट्नु

6 “म परमप्रभु हुँ अनि म परिवर्तन हुनेछैन। तिमीहरू याक्बका सन्तान हो, यसकारण तिमीहरूलाई पूर्णरूपले नष्ट गरियो।

7 तर तिमीहरूले मेरो नियमहरू कहिल्यै पनि पालन गरेनौ। यहाँ सम्म कि तिमीहरूका पिता-पुर्खाहरूले पनि मेरो अनुसरण गरेनन्। मकहाँ आऊ अनि म तिमीहरूकहाँ आउनेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

“तिमीहरू भन्थौ, ‘हामीहरू फेरि कसरी फर्कनु?’

8 “परमप्रभुलाई लुट्नु बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यौ।

“तिमीहरू भन्थौ, ‘हामीले तपाईंको के चोर्यौ?’

“तिमीहरूले मलाई तिमीहरूको चीजको दशाशकप दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिइएन।

9 यस्तैप्रकारले तिमीहरूका सबै देशले मेरो चीजहरू चोर्यौ। तिमीहरू श्रापमा छौ।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।

10 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यो परीक्षाको जाँच गर। आफ्नो चीजको दशाशक भाग मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा खाने कुराहरू लिएर आऊ। यसरी मलाई जाँचेर हेर। यदि तिमीले यो सबै कामहरू गर्‍यो भने म तिमीहरूलाई आशीर्वाद दिनेछु। तिमीहरूसंग राम्रो चीजहरू जस्ताको त्यस्तै हुनेछन् जस्तो आकाशबाट पानी पर्छ। तिमीहरूले हेरेक चीजहरू आवश्यकता भन्दा ज्यादा पाउनेछौ।

11 म किराहरूलाई तिमी फसलहरू नष्ट पार्न दिनेछैन। तिमीहरूको सबै दाखको बोटहरूले फल फलाउनेछ।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।

12 “अन्य जातिहरूले पनि तिमीहरूलाई सुखी भन्नेछन्। तिमीहरूको देश साँचै नै आश्चर्यजनक देश हुनेछ।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ।

न्यायको बिशेष समय

13 परमप्रभु भन्नुहुन्छ, “तिमीले मेरो बिषयमा कुराहरू गर्‍यो।”

तर तिमीहरू सोध्छौ, “हामीले तपाईंको बिषयमा के कुरा गर्‍यो?”

14 तिमीहरूले भन्थौ, “परमप्रभुको उपासना गर्न ब्यार्थछ। हामीले ती कामहरू गर्थौं जुन परमप्रभुले गर्नु भन्नुभयो, तर हामीले केही पनि पाएनौं। हामीहरू आफ्नो पापको लागि त्यति नै दुःखीछौं जति शोकमा परेको मानिस दुःखी हुन्छ। यसबाट केही पनि काम भएन।

15 हामीले सोच्यौ अहंकारी मानिसहरू सुधी हुन्छन्। दुष्टहरू सफल हुन्छन्। उनीहरू परमेश्वरको धैर्यको परिक्षा लिनको निम्ति नराप्नो कामहरू गर्छन् अनि परमेश्वरले उनीहरूलाई दण्ड दिनुहुँदैन।”

16 परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसँग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्।

17 परमप्रभु भन्नुहुन्छ, “ती मानिसहरू मेरो हुन्। म उनीहरू प्रति कृपा दर्शाउँछु। मानिहरूले ती नानीहरूमाथि ज्यादा दया राख्छन् जसले आज्ञा पालन गर्छन्। यस्तै प्रकारले म आफ्नो भक्तहरूमाथि कृपा राख्छु।

18 मानिसहरू मकहाँ फर्केर आऊ अनि राम्रो र नराम्रो कामको बारेमा सम्झ। तिमीहरूले परमेश्वरका भक्त र अन्य मानिसहरू बिचको अन्तर सम्झ।

4

1 “त्यो न्यायको समय आउँदछ। यो दन्केको आगोको भट्टी जस्तै हुनेछ। ती सबै अहंकारी मानिसहरूलाई दण्ड दिइनेछ। ती सबै पापी मानिसहरू सुखछा घाँस जस्तै जल्नेछन्। त्यस समय त्यो आगोमा बल्दै गरेको पारल जस्तै हुनेछ जसको कुनै होंगा अथवा जरा बाँच्ने छैन।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।

2 “तर मेरो शिष्यहरूको निम्ति म धार्मिकताको सूर्य जस्तो चम्कनेछु, अनि यसले सूर्यको किरणले जस्तो फूटि ल्याउँछ। गोठबाट बाछा स्वतन्त्र भएझै तिमीहरू स्वतन्त्र अनि खुशी हुनेछौ।

3 त्यस समय तिमीले ती सबै नराप्नो मानिसहरूलाई कुल्चनेछौ। तिनीहरू तिम्रो पैतला मुनिको धूलो जस्तै हुनेछन्। म न्यायको समयमा यो घटनाहरू घटाउने छु।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।

4 “मोशाको व्यावस्था सम्झ अनि पालन गर। मोशा मेरो दास थियो। मैले होरेब पहाडमा उनीहरूलाई त्यो नियम पालन गर्ने विधिहरू बनाएँ। त्यो नियम इस्त्राएलका सबै बासिन्दाहरूको निम्ति हो।”

5 परमप्रभुले भन्नुभयो, “हेर, म अगमवत्काललाई तिमीहरू कहाँ पठाउँनेछु। परमप्रभुबाट त्यो महान अनि भयंकर न्यायको पहिला नै आउँनेछ।

6 एलियाले माता-पितालाई आफ्नो नानीहरू ल्याउनमा सहाएता गर्नेछ। यो अवश्य घट्टनेछ र म आउँनेछु र सम्पूर्णरूपले तिम्रो देशलाई नष्ट पार्नेछु।”

मतीको सुसमाचार

येशूको परिवारिक इतिहास

(लुका 3:23-38)

- 1 यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्।
- 2 अब्राहाम इसहाकका पिता थिए।
इसहाक याकूबका पिता थिए।
याकूब यहूदा र उनका दाज्यु-भाइहरूका पिता थिए।
- 3 यहूदा पेरज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।)
पेरज हेसोनका पिता थिए।
हेसोन आरामका पिता थिए।
- 4 आराम अमिनादाबका पिता थिए।
अमिनादाब नास्सोनका पिता थिए।
नास्सोन सल्मोनका पिता थिए।
- 5 सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।)
बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रुथ थिइन्।)
ओबेद यस्सीका पिता थिए।
- 6 यस्सी राजा दाऊदका पिता थिए।
दाऊद सुलेमानका पिता थिए। (सुलेमानकी आमा उरियाकी पत्नी थिइन्।)
- 7 सुलेमान रोओबामका पिता थिए।
रोओबान अबियाका पिता थिए।
अबिया आसाफका पिता थिए।
- 8 आसाफ योसाफातका पिता थिए।
योसाफात योरामका पिता थिए।
योराम ओजियका पिता थिए।
- 9 ओजिया योआथामका पिता थिए।
योआथाम आहाजका पिता थिए।
आहाज एजेकियाका पिता थिए।
- 10 एजेकिया मनस्सेका पिता थिए।
मनस्से आमोसका पिता थिए।
आमोस योसियका पिता थिए।
- 11 योसिया येकोनिया र उसका भाइहरूका पिता थिए। यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लिएको थियो।
- 12 तिनीहरूलाई बेबिलोनमा लगेरएपछि:
येकोनियास शालतिएका पिता थिए।
शालतिएल जस्बाबेलका पिता थिए।
- 13 जस्बाबेल अबिउदका पिता थिए।
अबिउद एलियाकिमका पिता थिए।
एलियाकिम आजोरका पिता थिए।
- 14 आजोर सादोकका पिता थिए।
सादोक आखिमका पिता थिए।
आखिम एलिउदका पिता थिए।
- 15 एलिउद एलियाजरका पिता थिए।
एलियाजर मत्थानका पिता थिए।
मत्थान याकूबका पिता थिए।
- 16 याकूब यूसुफका पिता थिए।
यूसुफ मरियमको लोभने थिए।
अनि मरियमबाट ख्रीष्ट येशूको जन्म भयो।
- 17 यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ताहरू थिए। दाऊदको समयदेखि मानिसहरूलाई बेबिलोन पुर्याइने बेलासम्म चौध पुस्ताहरू थिए।
अनि यहूदीहरूलाई बेबिलोनमा लगेरएदेखि ख्रीष्टसम्म चौध पुस्ताहरू थिए।

येशू ख्रीष्टको जन्म

(लुका 2:1-7)

- 18 येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्।

- 19 मरियमका पति, यूसुफ एक धार्मिक मानिस थिए। उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाँहदैन थिए। यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए।
- 20 तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउन पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो।
- 21 उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्धार गर्नुहुनेछ।”
- 22 अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस भनेर यी सबै हुन आएकाहुन।
- 23 “कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्।”* (इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)
- 24 जब यूसुफ निद्राबाट ब्यँझे, परमप्रभुका दूतले तिनलाई जे भनेका थिए त्यहि गरे। यूसुफले मरियमलाई विवाह गरे।
- 25 तर मरियमले पुत्र नजन्माउनेजसम्म यूसुफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पुत्रको नाउँ येशू राखिदिए।

2

ज्योतिषिहरू येशूलाई भेट्न आउँछन्

- 1 यहूदिया भन्ने ठाउँको बेतलेहेम शहरमा येशूको जन्म भएको थियो। हेरोद राजा भएकोबेलामा उहाँको जन्म भएको थियो। जब येशूको जन्म भयो केही ज्योतिषीहरू पूर्वबाट यस्शलेममा आए।
- 2 ती ज्योतिषीहरूले मानिसहरूलाई यसोभनी सोधे, “यहूदीहरूका राजा भए जन्मेका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौं जसले उहाँ जन्मेको संकेत दिएको छ। हामीले पुर्वी आकाशमा तारा उदय हुँदै गरेको देख्यौं। हामी उहाँको आराधना गर्न आएका छौं।”
- 3 जब राजा हेरोदले यहूदीहरूका यी नयाँ राजाको बारेमा सुने। हेरोद यस घटनाबाट चिन्तित भए। यसकारण यस्शलेमका सबै बासिन्दाहरूलाई पनि यो समाचारले चिन्तित तुल्यायो।
- 4 हेरोदले सबै मुख्य यहूदी पूजाहारीहरू र जनताका शास्त्रीहरूको एउटा सभा बोलाए। उनले तिनीहरूलाई सोधे, “ख्रीष्टको जन्म कहाँ हुनेहो?”
- 5 तिनीहरूले जवाफ दिए, “यहूदीयाको बेतलेहेम शहरमा, अगमवक्ताद्वारा यस विषयमा लेखिएको छ:

- 6 ‘ए बेतलेहेम, यहूदाको मुलुक,
तँ यहूदाका शासकहरूका माझ महान छस।
हो, तँबाट एकजना शासक आउनेछन्,
जो मेरो मानिस, इष्राएलको रखवाल गर्नेछन्।’ ”

मीका 5:2

- 7 त्यसपछि हेरोदले पूर्वका ती ज्योतिषीहरूलाई गुममा बोलाए। हेरोदले तिनीहरूबाट पहिलो पल्ट तारा देखा परेको समय ठिकसँग पत्ता लगाए।
- 8 त्यसपछि हेरोदले ती ज्योतिषीहरूलाई बेतलेहेममा पठाए। हेरोदले तिनीहरूलाई भने “जाऊ र बालकको बारेमा ठीकसँग पत्ता लगाओ। जब त्यो बालकलाई भेट्नुहुनेछो, तब मलाई खबर गर, र म पनि गएर तिनको आराधना गर्नेछु।”
- 9 राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए। जुन-तारा तिनीहरूले पूर्वमा देखेका थिए, फेरि त्यही तारा तिनीहरूले देखे। ज्योतिषीहरूले तारालाई पछ्याउन थाले। त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुञ्जेल तिनीहरूको अधि-अधि गयो र त्यही अडियो।
- 10 तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए।
- 11 तिनीहरू बालक भएको घरभित्र गए। त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसंग देखे। तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधना गरे। बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन, धूप र मूर्का भेटी चढाए।
- 12 तर परमेश्वरले तिनीहरूलाई सपनामा चेताउनी दिनुभयो। परमेश्वरले तिनीहरूलाई “हेरोदकहाँ फर्केर नजाऊ” भनी चेताउनी दिनुभयो। त्यसपछि तिनीहरू अर्कै बाटो भएर आफ्ना निजदेशमा फर्किए।

मातापितासँग येशू मिश्रदेशमा

- 13 ज्योतिषीहरू गएपछि, परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे। दूतले भने, “उठ, साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ। हेरोदले साना बालकहरूलाई खोज्न लागि रहेकोछ। उसले सानो बालकलाई मान्न चाहन्छ। मैले नभनेसम्म तिमी त्यही बस्।”
- 14 अनि यूसुफ उठेर सानो बालक र उनकी आमालाई साथमा लिएर त्यसै बखत मिश्रदेश तर्फ लागे। तिनीहरूले राती घर छोडे।
- 15 हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो। परमेश्वरले भन्नुभयो, “मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ।”*

बेतलेहेममा हेरोदद्वारा स-साना बालकहरूको हत्या

- 16 ज्योतिषीहरूबाट हेरोदले घोका पाएको थाहा पाएपछि तिनी सबै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मान्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ वर्षको अवधि बितेको थियो। अनि हेरोदले दुइ वर्ष त्यसदेखि मुनिका सबै बालकहरूलाई मान्न लगाएका थिए।
- 17 तब यर्मिया अगमवक्ताद्वारा परमेश्वरले भन्नुभएको वचन सत्य भयो:

- 18 “रामामा एउटा स्वर सुनियो,
स्वाबासी र आलाप-विलापको।
राहेलले आफ्ना बालकहरूको लागि विलाप गरिरहेकी थिइन,
शान्त बन्न तिनले अस्वीकार गरिन्, किनकि तिनका बालकहरू अब जीवित थिएनन्।”

यर्मिया 31:15

यूसुफ र मरियम मिश्रदेशबाट फर्कन्छन्

- 19 हेरोद मरेपछि, परमप्रभुका एकजना दूत यूसुफकहाँ सपनामा देखा परे। यो घटना त्यसबेला भयो जब यूसुफ मिश्रदेशमा नै थिए।

* 1:23: यशैया 7:14 बाट उद्धृत गरिएको। * 2:15: शोशे 11:1 बाट उद्धृत गरिएको।

20 स्वर्गदूतले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई लिएर इष्राएल जाऊ। बालकलाई मार्न चाहने ती मानिस अहिले मरिसकेका छन्।”

21 त्यसपछि यूसुफ उठे, बालक र उहाँकी आमालाई लिएर इष्राएल तर्फ आए।

22 तर यूसुफले यहूदियामा त्यसबेला अर्खिलाउस राजा भएको कुरो सुने। आफ्ना बाबु हेरोदको मृत्युपछि अर्खिलाउस राजा भए। यसकारण यूसुफ त्यहाँ जान डराए। सपनामा पनि तिनलाई चेतानी भयो। त्यसपछि तिनले त्यो ठाउँ छाडे अनि गालीलको इलाकामा गए।

23 यूसुफ नासरत भन्ने ठाउँमा पुगे र त्यही बस्न थाले। यसरी अगमनक्ताद्वारा बोलिएको वचन सत्य भयो। परमेश्वरले भन्नुभएको थियो कि “ख्रीष्टलाई नासरी” भनिनेछ।”

3

बर्षिस्मा दिने यहून्नाको कार्य

(मर्कुस 1:1-8; लुका 3:1-9, 15-17; यहून्ना 1:19-28)

1 त्यही समयमा बर्षिस्मा दिने यहून्ना देखापरे। अनि यहूदियाको मरुभूमिमा प्रचार गर्न थाले।

2 तिनले भने, “पञ्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाडै आउन लागेको छ।”

3 बर्षिस्मा दिने यहून्ना उही हुन जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए,

“मरुभूमिमा एकजना कराइरहेछन्;

‘परमप्रभुको बाटो तयार पार।

उहाँका मार्गहरू सोझोबनाऊ।’ ”

यशैया 40:3

4 यहून्नाको लुगा ऊँटको रौंको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो।

5 यहून्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए। यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए।

6 आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यहून्नाद्वारा यर्दन नदीमा बर्षिस्मा लिए।

7 धेरै फरिसीहरू र सदुकीहरू यहून्नाकहाँ बर्षिस्मा लिनका निम्ति आए। जब यहून्नाले तिनीहरूलाई देखे तिनले भने, “हे सर्पका सन्तान हो, आजन लागेको परमेश्वरको क्रोधबाट भाग कसले तिमीहरूलाई चेतानी दियो?”

8 तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन सौँचै परिवर्तन भएको बुझिनेछ।

9 अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ।

10 अनि अहिलेनै रूखहरूको फेदमा बच्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढालिनेछ अनि आगोमा फालिनेछ।

11 “म चाहिँ तिमीहरूले पञ्चाताप गर्नु भनी देखाउनका निम्ति पानीद्वारा बर्षिष्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुताको फिन्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बर्षिष्मा दिनुहुनेछ।

12 उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गालो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहुँ संग्रह गरी आफ्नो गहुँको भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभने आगोमा जलाउनुहुनेछ।”

यहून्नाद्वारा येशूको बर्षिष्मा

(मर्कुस 1:9-11; लुका 3:21-22)

13 त्यसबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यहून्नाद्वारा बर्षिष्मा लिनका निम्ति यहून्नाकहाँ आउनुभयो।

14 तर यहून्नाले उनी येशूलाई बर्षिष्मा दिनु योग्यको छैनन्-भन्ने कोशिश गरे उनले सोधे, “तपाईं मकहाँ बर्षिष्मा लिन किन आउनुभयो? म आफैले तपाईंबाट बर्षिष्मा लिनु पर्ने हो।”

15 येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यहून्ना येशूलाई बर्षिष्मा दिन राजी भए।

16 त्यसपछि येशू बर्षिष्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उभ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्न भयो।

17 तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, “यिनी मेरो प्यारो पूत्र हुन र म यिनीसँग अत्यन्त प्रसन्न छु।”

4

येशूको निम्ति कठिन परीक्षा

(मर्कुस 1:12-13; लुका 4:1-13)

1 यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दृष्टान्तद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगेएको थियो।

2 चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो।

3 शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस।”

4 जवाफमा येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएकोछ,

‘मानिस रोटी खाएर मात्र बाँच्दैन।

परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’ ”

व्यवस्था 8:3

5 त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लयो। त्यो दृष्टान्तमाले येशूलाई मन्दिरको गजूरमाथि राख्यो।

6 शैतानले भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फाल्नुहोस। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ,

‘परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ,

अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन्,

* 2:23: नासरी नासरत शहरको एकजना व्यक्ति, सम्भवत नाउँ “हौगा” अथवा “शाखा।” हेर्नोस यशैया 11:1

जसद्वारा, तपाईंको खुट्टाहरू ढुङ्गागामा बजारिने छैनन्।”

भजनसंग्रह 91:11-12

7 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ,

‘तैले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा गर्नु।’”

व्यवस्था 6:16

8 त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो। उसले येशूलाई संसारका सबै राज्यहरू, त्यहाँ भएका वैभव देखायो।

9 शैतानले भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सब थोक म तपाईंलाई दिनेछु।”

10 येशूले शैतानलाई भनुभयो, “म देखि टाढा भइहाल, शैतान! धर्मशास्त्रमा यस्तो लेखिएको छ,

‘तैले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ।

अनि उहाँकै मात्र सेवा गर्नु पर्छ।’”

व्यवस्था 6:13

11 त्यसपछि शैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गर।

गालिलामा येशू आफ्नो काम शुरू गर्दै

(मर्कस 1:14-15; लुका 4:14-15)

12 येशूले यहूना थुनामा परे भन्ने कुरा सन्नु भयो। त्यसपछि उहाँ गालील तर्फ लाग्नुभयो।

13 येशू नासरतमा बस्नु भएन। उहाँ गालिल झीलको नजिकको कर्फनहम नगरमा बस्नु भयो। कर्फनहम, जबलून अनि नप्तालीका क्षेत्रमा पर्छ।

14 येशूले यशैया अगमवक्ताद्वारा बोलिएको यिनै वचनलाई पूरा गर्नका निम्ति यसो गर्नु भयो:

15 “सुन! जबलून र नप्तालीको मुलुक,
यर्दन नदीपारिको क्षेत्र, समुन्द्रको किनारा तिरजाने बाटो-
गालील, गैर-यहूदीहरूको मुलुक।

16 जहाँका मानिसहरू आत्मिक अन्धकारमा थिए,
तिनीहरूले एउटा दूलो ज्योति देखे।

अँध्यारो मुलुकमा बस्नुहरूको निम्ति ज्योति चम्कियो।

जो मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो।”

यशैया 9:1-2

17 यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नुभयो, “तिमीहरू पश्चताप गर अनि आफ्नो रहन-सहन परिवर्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।”

येशू केही चेलाहरू चुन्नु हुन्छ

(मर्कस 1:16-20; लुका 5:1-11)

18 गालील झीलका छेउ भएर येशू हिंडिरहनु भएको थियो। उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जालहारी थिए। अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दै थिए।

19 येशूले भन्नुभयो, “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जलहारी बनाउनेछु।”

20 शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलगो।

21 गालील झील भएर येशू हिंडै जानुभयो। उहाँले अरु दुइजना दाज्यू-भाइलाई देख्नुभयो, याकूब र यहूना ती जब्दीका छोराहरू थिए। तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो। येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो।

22 तिनीहरूले पनि तुरन्तै आफ्नो ढुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे।

येशूको उपदेश र मानिसहरूको चंगाई

(लुका 6:17-19)

23 येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।

24 उहाँको कीर्ति सिरियाभरि फिजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छोरोरोग लागेकाहरू र कतिजना पक्षघात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।

25 धेरै-धेरै मानिसहरूले उहाँलाई फछ्याउन लागे। ती मानिसहरू गालील, डेकापोलिस* यरूशलेम, यहूदिया तथा यर्दन नदी पारिका अन्य इलाकाबाट आएकाहरू थिए।

5

येशूद्वारा मानिसहरूलाई शिक्षा

(लुका 6:20-23)

1 येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्तेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए।

2 उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो,

3 “ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्,
किनभने स्वर्गको राज्य तिनीहरूकै हो।

* 4:25: डेकापोलिस अर्थ शहर गालीलको पूर्व इलाका जहाँ पहिलो दशवाट मुख्य शहरहरू थिए।

- 4 अहिले शोक गर्नेहरू धन्यकाहुन्,
किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।
- 5 धन्य नम्र हुनेहरू,
किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
- 6 धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू,
किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ।
- 7 धन्य अरु प्रति दया देखाउनेहरू,
किनभने तिनीहरूले दया पाउनेछन्।
- 8 धन्य हृदयमा शुद्ध हुनेहरू,
किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
- 9 धन्य मेल-मिलाप गराउनेहरू,
किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ।
- 10 धन्य धार्मिकताको निम्ति सताइएकाहरू,
किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ।

11 “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झट्टो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ।

12 सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठुलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अधिका अगमवक्ताहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।

तिमीहरू पृथ्वीका नून र ज्योति जस्तै हौ
(मर्कस 9:50; 4:21, लुका 14:34-35; 8:16)

13 “तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरु केही कामको हुँदैन।

14 “तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृश्य रहन सक्ने।

15 त्यसरीनै मानिसहरूले बत्ती बालेर पार्थीमुनि राख्दैनन्। त्यसको सट्टामा तिनीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्।

16 त्यसै गिरी, अरुका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिसहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।

येशु अनि पुरानो नियमको लेखाई

17 “म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसमझ्, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हँ।

18 म सँचो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउञ्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन।

19 “हरेक मानिसले प्रत्येक आदेश पालन गर्नेपर्छ चाहे त्यो आदेश सामान्य नै किन नहोस्। यदि कुनै मानिसले एउटा पनि आदेश पालन गर्न चाँहदैन अनि अरुलाई पनि आदेश पालन नगर्नु भनी सिकाउँछ भने स्वर्गको राज्यमा त्यो सबैभन्दा तुच्छ ठहरिनेछ। तर जसले आदेश पालन गर्छ अनि अरुलाई पनि आदेश पालन गर्न सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा ठूलो कहलाइनेछ।

20 म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ।

येशुद्वारा रीस बारे शिक्षा

21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर।’^१ जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’

22 तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरु मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खडा हुनु पर्नेछ। यदि तिमिले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुख’ भन्छौ भने तिमी नरकको आगोमा फालिनु पर्नेछ।

23 “जब तिमीले परमेश्वरलाई भेट्ने चढाउँछौ त्यसबेला तिमी अरुहरूलाई पनि समझ्। यदि तिमिले वेदीमा भेट्ने चढाउँदा तिम्रो विस्मृता तिम्रो भाइको हृदयमा केही छ भन्ने समझ्यौ भने,

24 त्यही वेदीको छेउमा तिम्रो भेट्ने छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेट्ने वेदीमा चढाऊ।

25 “यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लौँदैछ भने उसित मिलाप गरिहाल। न्यायालय पुग्नु अघिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदला अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ।

26 म तिमीलाई भन्दछु कि तिमिले ऋणको अन्तिम पैसा नतिरुजेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ।

येशुद्वारा व्यभिचार बारे शिक्षा

27 “तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’^२

28 तर म तिमीहरूलाई भन्दछु, जसले झैलाई खराब इच्छाले हेर्दछ, त्यसले अधिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।

29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।

^१ 5:21: प्रस्थान 20:13; व्यवस्था 5:17 बाट उद्धृत गरिएको।

^२ 5:27: प्रस्थान 20:14; व्यवस्था 5:18 बाट उद्धृत गरिएको।

30 यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।

येशुद्वारा सम्बन्ध बिच्छेद शिक्षा

(मती 19:9; मार्कुस 10:11-12; लुका 16:18)

31 “यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस।’^{*}

32 तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ।

येशुद्वारा शपथ बारे शिक्षा

33 “फेरि तिमीहरूले सुनेकाछौं, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’^{*}

34 तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो।

35 पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यस्शेलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो।

36 अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ।

37 यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढूता चाहिँ दुष्ट-तर्फबाट भएको हो।

येशुद्वारा बदला लिने बारे शिक्षा

(लुका 6:29-30)

38 “तिमीहरूले सुनेकाछौं, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’^{*}

39 तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर। यदि कसैले तिम्रो दाहिने गालामा चट्टकाइदियो भने त्यसलाई देखे गाला पनि फर्काइदेऊ।

40 यदि कसैले मुट्टा चलाएर तिम्रो दौरा लीन दाबी गर्छ भने, त्यसलाई तिम्रो खाँसे पनि दिइहाल।

41 यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंडुन लगाउँछ भने उसित दुईमाइलसम्म जाऊ।

42 यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर।

सबैलाई प्रेम गर

(लुका 6:27-28, 32-36)

43 “तिमीहरूले यसो भनिएको सुनेकाछौं, ‘तिम्रो छिमेकीलाई प्रेम गर’ र तिम्रो शत्रुलाई घृणा गर।’

44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर।

45 यदि तिमिले यसो गर्यो भने तिमी स्वर्गको पिताका साँचो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति धाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ।

46 यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्।

47 अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्।

48 यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।

6

येशुद्वारा दान दिने बारे शिक्षा

1 “होशियाद बस, जब तिमीहरू राम्रो काम गर्छौं, अरू मानिसहरूका उपस्थितिमा त्यस्ता देखावटीका निम्ति काम नगर। यदि त्यसो गर्यो भने स्वर्गमा भएका तिम्रा पिताबाट तिमीहरूलाई केही इनाम मिल्नेछैन।

2 “जब तिमी दरीद्रहरूलाई सहायता दिन्छौ त्यसको विज्ञापन नगर कपटीहरूले जस्तो काम नगर। तिनीहरूले अरूले देख्न भनेर दरीद्रलाई सहायता गर्न अधिबाटै आफ्ना तुरही बजाउँछन्। तिनीहरूले सभाघरहरू र गल्लीहरूमा यसो गर्छन्। मानिसहरूबाट प्रशंसा पाउनलाई तिनीहरू यसो गर्दछन्। म तिमीहरूलाई साँचो भन्छु, यो नै ती सबै इनामहरू हुन् जो तिनीहरूले पाउने छन्।

3 तर जब तिमी दरीद्रका निम्ति दान-पुण्य गर्दछौ, एकदमै गुप्त रूपले गर। तिमिले के गर्न लागि रहेका छौ भनेर कसैले चाल नपाओस।

4 तिम्रो दान-पुण्य गुप्त रूपमा होस। गुप्त रूपमा गरेका तिम्रो दान-पुण्य तिम्रा पिताले अवश्यै देख्नु हुनेछ। तब तिम्रा पिताले, जसले गुप्तरूपमा के गरिएको छ देख्नुभएको छ र उहाँले तिमीलाई इनाम दिनुहुनेछ।

येशुद्वारा प्रार्थना बारे शिक्षा

(लुका 11:2-4)

5 “जब तिमी प्रार्थना गर्दछौ, तब कपटीहरूले जस्तो नगर। कपटीहरू सभाघरहरूमा र गल्लीहरूमा उभिएर अरूले देख्नु भनी प्रार्थना गर्दछन्। म तिमीहरूलाई साँचो भन्दछु, यी सबैको इनाम तिनीहरूले पाइसकेका छन्।

6 जब तिमी प्रार्थना गर्दछौ, तिमी आफ्नो भित्री कोठामा पसी ढोका बन्द गर। त्यसपछि तिमी आफ्ना पितासित गुप्तमा प्रार्थना गर। गुप्तरूपमा गरेको सबै कुरा तिम्रा पिताले देख्नुहुनेछ, र तिमीलाई उहाँले इनाम दिनुहुनेछ।

7 “जब तिमी प्रार्थना गर्दछौ, तब परमेश्वरलाई नजान्ने अरू मानिसहरूले जस्तो व्यवहार नगर। तिनीहरू अर्थहीन कुरा गर्छन्। तिमिले त्यसप्रकारले प्रार्थना गर्नु हुँदैन। तिनीहरूले साँचैका हुन्छन् परमेश्वरले तिनीहरूका कुरा सुन्नुहुनेछ भनी।

8 त्यस्ता मानिसहरू जस्तो नहोऊ। तिमीहरूले पितासंग मान्नुभन्दा अघि नै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ।

* 5:31: ब्यवस्था 24:1 बाट उद्धृत गरिएको।

* 5:33: लेवी 19:12, गन्ती 30:2; ब्यवस्था 23:21 बाट उद्धृत गरिएको।

* 5:38: प्रस्थान 21:24; लेवी 24:20

बाट उद्धृत गरिएको। * 5:43: लेवी 19:18 बाट उद्धृत गरिएको।

9 यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ त्यसबेला यसरी प्रार्थना गर:

‘हे हाम्रा स्वर्गमा बसूहुने पिता,

हामी प्रार्थना गर्दछौ तपाईंको नाउँ सधैं पवित्र रहोस्।

10 हामी प्रार्थना गर्दछौ, तपाईंको राज्य आओस्-

अनि तपाईंको इच्छा स्वर्गमा छै यस पृथ्वीमा पूरा होस्।

11 आज दिनभरिको भोजन हामीलाई दिनुहोस्।

12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्।

जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ।

13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्,

तर हामीलाई दुष्टबाट बचाउनु होस्।’*

14 यदि, तिमीहरूले तिमीहरूको कसुर क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा बसूहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।

15 यदि तिमीहरूले मानिसहरूका दोष क्षमा गरेनौ भने स्वर्गमा बसूहुने तिमीहरूका पिताले पनि तिमीहरूका दोष क्षमा गर्नुहुनेछैन।

येशूद्वारा उपवास बारे शिक्षा

16 “जब तिमीहरू उपवास बस्छौ, तब कपटीहरू जस्ता उदासी नबन। कपटीहरूले जस्तो आचरण नगर। आफू उपवास बसेको कुरा मानिसहरूलाई देखाउन तिनीहरू आफ्नो मुखलाई अनौठो देखिने पाछौं। म तिमीहरूलाई साँचो भन्दछु, ती कपटीहरूले पाउने सबै इनाम यही हो। तिमीहरूले इनाम पाइसकेकाछन।

17 यसर्थ जब तिमीहरू उपवास बस्छौ, आफू राम्रो र असल भएर बस। आफ्नो मुख धोऊ।

18 तब मानिसहरूले तिमीहरू उपवास बसिरहेकाछौ भन्ने कुरा थाहा नपाऊन तर गुपुमा भएका तिम्रा पिताले सबै कुराहरू देख्नुहुनेछ। अनि उहाँले नै इनाम दिनुहुनेछ।

धन-सम्पत्तिभन्दा परमेश्वर महान हुनुहुन्छ

(लुका 12:33-34; 11:34-36; 16:13)

19 “आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन।

20 तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार। स्वर्गमा भएको धन-सम्पत्ति खीया र किराहरूले नष्ट पार्न सक्दैन। चोरले पनि त्यहाँ पसेर चोर्न सक्दैन।

21 कारण जहाँ तिम्रो धन हुन्छ, त्यही तिम्रो मन पनि हुनेछ।

22 “तिम्रो शरीरको ज्योति आँखा हो। यदि तिम्रा आँखाहरू निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो रहनेछ।

23 तर यदि तिम्रा आँखा खराब छन् भने, तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यदि तिम्रो उज्यालो चाहिँ अँध्यारो भयो भने, त्यो घनघोर अँध्यारो हुनेछ।

24 “कसैले पनि दुई मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित झुक्नेछ, र अर्कोलाई तुच्छ गर्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।

परमेश्वरको राज्यमा पहिले आऊ

(लुका 12:22-34)

25 “यसैले म तिमीहरूलाई भन्दछु, बाँचनलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीरको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ।

26 आकाशका चरा चुरङ्गीलाई हेर, तिनीहरूले नता कहिले बीऊने छर्छन, न अन्नको फसल काट्छन न भकारीहरूमा बटुल्छन। तर तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहा छ ती चराचरङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छौ।

27 फिक्री मात्र गरेर कसैले पनि आफ्नो आयुमा केही समय बढाउन सक्दैन।

28 “अनि लुगाफाटाको निम्ति तिमीहरू किन फिक्री गर्छौ? बगैंचाको फूलहरूको विचार गर, ती कसरी बढ्छन। तिनीहरू न ता आफ्नो लागि परिश्रम गर्दछन, न ता वस्त्रका निम्ति धागो काट्दछन।

29 तर पनि म तिमीहरूलाई भन्दछु, महान अनि धनी राजा सुलेमान समेतले यी फूलहरू मध्ये एउटा जति पनि सिंगारिएका थिएनन।

30 यस प्रकार परमेश्वरले जमीनमा झारपात उमारेर सजाउनु हुन्छ। ती आज देखिन्छ भोलि आगोमा फ्याँकिनेछ र जलाइनेछन। यसकारण परमेश्वरले नै तिमीहरूलाई अन्न राम्ररी लुगाफाटा पहिराइदिनु हुनेछैन र? अल्पविश्वासी हो।

31 “यसर्थ फिक्री गर्दै यसो नभन, ‘हामी के खाउँला?’ ‘के पिउँला?’ वा हामी के लगाउँला?’

32 परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बसूहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ।

33 तिमीहरू अरु थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ,

34 जसद्वारा भोलिको निम्ति तिमीहरूले त्यति फिक्री गर्नु पर्ने छैन, प्रत्येक दिनमा आ-आफ्नै समस्या हुन्छ। भोलिको दिनको पनि आफ्नै समस्याहरू छन्।

7

येशूद्वारा निसाफ बारे शिक्षा

(लुका 6:37-38, 41-42)

* 6:13: केही ग्रीक प्रतिलिपिहरूमा यो भाग थपिएको छ: “किनभने, राज्य पराक्रम र महिमा सदा-सर्वदा तपाईंके हुन। अमिन।”

- 1 “अरू प्रति निसाफ नगर, जस्तो कि परमेश्वरले पनि तिमीहरूको निसाफ गर्नु हुनेछैन।
- 2 जुन नियम उपयोग गरी तिमीहरू अरूको निसाफ गर्दछौ, उसैगरी तिमीहरू पनि निसाफ गरिनेछौ। अनि जुन उपाय प्रयोग गरी अरूलाई तिमीहरू क्षमा गर्नेछौ त्यही उपाय उपयोग गरी तिमीहरूलाई क्षमा प्रदान गरिनेछ।
- 3 “किन तिमी आफ्नो भाइको आँखामा भएको सानो कसिङ्गर देख्छौ, तर तिमी आफ्नै आँखामा भएको ठूलो काठको चोइटो भने देख्दैनौ।
- 4 अथवा कसरी तिमीले तिमी भाइलाई भन्नसक्छौ, ‘मलाई तिमी आँखाबाट कसिङ्गर निकाल्नेदऊ,’ जब तिमी आफ्नै आँखामा त्यो काठको ठूलो चोइटो रहेकोछ?
- 5 एक कपटी हो! पहिले तिमी आफ्नै आँखामा भएको त्यो ठूलो काठको चोइटो निकाल त्यसपछि मात्र तिमीले आफ्नै भाइको आँखामा भएको कसिङ्गर देख्छौ।
- 6 “कुकुरहरूलाई पवित्र चीजहरू नदेऊ। तिमीहरूले तिमीलाई झम्टने छन् अनि टुक्रा-टुक्रा पारी च्यात्रेछन्। अपना मोतीहरू सुँगरका अगाडी नफाल। तिनीहरूले केवल त्यसलाई कुल्चने छन्।

जे चाहन्छौ परमेश्वरलाई माग
(लुका 11:9-13)

- 7 “माँगा, तब परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। खोजी गर तब तिमीहरूले पाउनेछौ। ढक्ढकाऊ, तब ढोका तिमीहरूको लागि उघ्रनेछ।
- 8 साँचो हो, जसले माग्छ त्यसले पाउँदछ। जसले खोज्दछ उसले भेट्दछ। अनि जसले ढक्ढकाऊँ उसको निम्ति ढोका खोलिनेछ।
- 9 “तिमीहरूमध्येको बाबू होला? यदि तिमीहरूको छोरोले रोटी मागे, के तिमीहरू उसलाई ढुङ्गा दिन्छौ? अहँ।
- 10 अथवा, जब तिमी छोरोले माछा माग्छ भने के तिमीले उसलाई सोंप दिन्छौ? अहँ!
- 11 तिमी परमेश्वर झैं होइनौ-तिमी दुष्ट हो र पनि तिमीहरूका छोरा-छोरीहरूलाई असल कुराहरू दिन जान्दछौ। यसकारण तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी भएर असल चीजहरू दिनु हुनुहुनेछ।

प्रमुख नियम

- 12 “अरू मानिसहरूले तिमीहरूलाई जे जसो गर्नु भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिमीहरूलाई त्यसै गर। यहीँने मोशाको व्यवस्थाको अर्थ र अगमवक्ताहरूको उपदेश हो।

स्वर्ग र नर्कको बाटो
(लुका 13:24)

- 13 “साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्ग तिर पुर्याउँछ। नर्कमा जाने बाटो एकदमै सजिलो छ। अनि ढोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यसबाट भित्र पस्दछन्।
- 14 जीवनको बाटोमा लाने ढोका साँघुरो हुन्छ। अनि बाटो अति कठिन छ। केवल केही मानिसहरूले मात्र त्यो बाटो पैलाउन सक्छन्।
- अरूहरू जे गर्दछन् त्यो हेर्नु
(लुका 6:43-44; 13:25-27)
- 15 “झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेडाका भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्।

- 16 तिमीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बाटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिँदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुँदैनन्।
- 17 त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रो फल दिन्छ।
- 18 एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।”
- 19 असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ।
- 20 यसकारण तिमीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ।
- 21 “मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ।
- 22 अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, ‘तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्छौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठाउँछौ अनि अनेक अनौठा चमत्कारहरू गर्छौ।’
- 23 तब म तिमीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।’

बुद्धिमान र मूर्ख मानिसहरू
(लुका 6:47-49)

- 24 “हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ।
- 25 त्यहाँ घनघोर पानी पर्यो अनि बाढी आयो। तुफान हुरीले त्यो घरलाई हान्यो। तर पनि त्यो घर ढलेन। किनकि त्यो घर चट्टानमाथि निर्माण गरिएको थियो।
- 26 “तर प्रत्येक मानिस जसले मेरा कुरा सुन्छ तर मेरो अनुसरण गर्दैन, त्यो एउटा मूर्ख मानिस जस्तै हो। उसले आफ्नो घर बालुनामाथि बनायो।
- 27 अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।”
- 28 येशूले उपदेश दिनु भएको सुनेर मानिसहरू छक्क परे।
- 29 किनभने येशूले तिमीहरूका व्यवस्थाको शास्त्रीहरूले झैं सिकाउनु भएन। तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो।

8

येशूले कुष्ठरोगीलाई निको पार्नुभयो
(मर्कुस 1:40-45; लुका 5:12-16)

- 1 येशू डाँडाबाट ओर्लनुभयो। असंख्य मानिसहरूले उहाँलाई पछ्याए।

2 त्यसैबेला एउटा कुष्ठरोगी उहाँ छेउ आइपुग्यो। येशुको अघि आफ्नो शिर निहुर्याए त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ!”

3 येशुले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।” अनि तुरुन्तै उसको कुष्ठ रोग निको भइहाल्यो।

4 तब येशुले त्यस मानिसलाई भन्नुभयो, “हेर यसबारे तिमीले कसैलाई नभन्नु। तर आफै जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञासंसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।”

येशुले अधिकारीको नोकरलाई निको पार्नुभयो
(लूका 7:1-10; यहून्ना 4:43-54)

5 येशु कफनहम्मामा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे।

6 अधिकारीले भने, “हे प्रभु! मेरो नोकर पक्षघातले थलिएर मेरो घरको पलङ्गामा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।”

7 येशुले ती अधिकारीलाई भन्नुभयो, “म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु।”

8 अधिकारीले जवाफ दिए, “हे प्रभु! तपाईं मेरो घरमा पस्नु हुने त्यति योग्यको म छैन। तर तपाईंले एक वचन भनिदिनुहोस् र मेरो नोकर निको भइहालौस।

9 म कसैको अधीनमा छु। अनि मेरो अधीनमा अरू सैनिकरू छन्। यदि मैले कुनै एकजना सिपाहीलाई भनें, ‘जाऊ’ भन्दा उ जान्छ। अनि अर्को एक सिपाहीलाई मैले आउ भन्दा ऊ आउँछ। यदि मैले मेरो नोकरलाई भनें, ‘यो गर’ अनि उसले त्यो गर्छ। मलाई थाहा छ तपाईंसँग पनि यस्तो शक्ति छ।”

10 जब येशुले यी सबै कुराहरू भनेको सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँले आफ्नो साथमा भएका ती सबै मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, इस्राएलमा पनि मैले कुनै मानिस यस्तो दृढ विश्वासी पाइँन।

11 धेरै मानिसहरू पूर्व र पश्चिमबाट आई पुग्ने छन् अनि तिनीहरू स्वर्गको राज्यमा अब्राहाम, इसाहाक र याकूबसँग भोजन गर्नका निम्ति मेचमा बसेछन्।

12 तर राज्यमा मार्ग पाउनु पर्ने मानिसहरू चाहिँ तिनीहरू अन्धकार भित्र फालिनेछन्। अनि त्यो ठाउँमा मानिसहरू पीडाले रूबाबासी र दाहा किट्टे छन्।”

13 तब येशुले त्यस अधिकारीलाई भन्नुभयो, “तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।” अनि ठीक त्यसैबेला उसको नोकर निको भयो।

येशुद्वारा धेरै मानिसहरू निको पारिएका
(मर्कुस 1:29-34; लूका 4:38-41)

14 येशु पत्रसको घरमा जानुभयो। त्यहाँ येशुले उसकी सासुलाई कडा ज्वरोले थलिएर पलङ्गामा लडिरहेको पाउनु भयो।

15 तब येशुले तिनको हात छुनुभयो तिनी निको भइन। अनि तिनी उठिन र उहाँको सुसार गरिन।

16 त्यसै साँझ मानिसहरूले भूत लागेका धेरै जनालाई लिएर येशुकहाँ आए। येशुले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए।

17 यशैया अगमवक्ताले भनेका सबै कुरा येशुले पूरा गर्नुभयो:

“उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो।”

यशैया 53:4

येशुका चेलाहरू
(लूका 9:57-62)

18 येशुले देवुभयो आफूलाई धेरै मानिसहरूले घेरेंका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो।

19 त्यसबेला एकजना शान्नी उहाँकहाँ आए अनि भने, “हे गुरुज्यू! तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।”

20 येशुले तिनलाई भन्नुभयो, “स्यालहरूका बसे प्याल हुन्छन्। आकाशका चराचुरुङ्गीको बसे गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।”

21 अर्को एकजना मानिस, जो येशुको चेलाहरूमध्ये एकजना थिए तिनले येशुलाई भने, “हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।”

22 तर येशुले ती मानिसलाई भन्नुभयो, “मेरोपछि लाग, मेरेका मानिसहरूले तिनीहरूको आफ्नो मुर्दाहरूलाई आफै गाड्नु।”

येशुले आँधीलाई शान्त गराउनु हुन्छ
(मर्कुस 4:35-41; लूका 8:22-25)

23 येशु एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे।

24 जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँधी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशु सुतिरहनु भएको थियो।

25 चेलाहरू गए र उहाँलाई ब्यँझाए र भने, “हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौं।”

26 येशुले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यति विश्वास छैन?” तब येशु उठ्नुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो।

27 सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतसले पनि उहाँको आज्ञा मान्दो रहेछन्।”

येशुले भूत लागेको दुइजना मानिसहरूलाई चंगाई गर्नु भयो
(मर्कुस 5:1-20 लूका 8:26-39)

28 गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशु आइपुग्नु भयो। त्यहाँ दुईजना मानिस येशु कहाँ आए। तिनीहरूलाई भूत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिँड्ने अटिँ गर्दैनथे।

29 ती दुइजना येशुकहाँ आए अनि चिच्याउन थाले, “परमेस्वरको पुत्र तपाईं हामीबाट के चाहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई टण्ड दिनु आउनु भएको हो?”

30 छेउको क्षेत्रमा सँगुरहरूको बथान चरि रहेको थियो।

31 भूतहरूले येशुलाई बिन्ती गर्न लागे, “यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागारी हामीलाई ती सँगुरहरूको बथानमा पस दिनुहोस्।”

32 येशुले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओल्लिए। ती सबै झीलमा डुबे।

33 ती सँगुर चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सँगुरहरू र भूतहरूले सताएको विषयमा सुनाउन थाले।

34 तब शहरका सबै मानिसहरू येशुलाई हेर्न आए। जब मानिसहरूले येशुलाई देखे, तिनीहरूले त्यस मुलुकलाई छोडेर जानुभनी निवेदन गरे।

9

येशुले पक्षवातको रोगीलाई निको पार्नुभयो

(मर्कस 2:1-12, लुका 5:17-26)

1 येशु एउटा डुङ्गामा चढ्नुभयो र झील पारी जानुभयो अनि उहाँ आफ्नो शहरमा पुग्नुभयो।

2 केही मानिसहरू एकजना पक्षघाती रोगीलाई आफूहरू सित लिएर येशु भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशुले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षघातीको रोगीलाई भन्नुभयो, “सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।”

3 केही शार्ङ्गीहरूले यी कुराहरू सुने। तिनीहरूले आफू माझ त्यस कुराको वहस गरे, “यो मानिस परमेस्वरले जस्तै कुरा गर्छ उसले परमेस्वरकै निन्दाको कुरा गरे जस्तो छ।”

4 तिनीहरूले के सोचिरहेका छन् भनेर येशुले जान्नु भयो अनि उहाँले भन्नुभयो, “किन तिनीहरू यस्ता दुष्ट विचारहरू आफ्नो मनमा राख्छौं?”

5-6 यो पक्षघातको रोगीलाई कुन कुरा भन्न असल छ: ‘तिम्रो पापहरू क्षमा गरिए’ अथवा ‘उठ र हिँड’ भन्नु। म तिमीहरूलाई यो देखाउनेछु कि यस पृथ्वीमा मानिसको पुत्रलाई पापको क्षमा गर्ने शक्ति प्राप्त छ।” तब येशुले पक्षघातको रोगीलाई भन्नुभयो, “उठ तिम्रो बिछ्यौना बोके र घर जाऊ।”

7 अनि त्यो मानिस उठ्यो र घरतिर लाग्यो।

8 मानिसहरू यो देखी छक्क परे। मानिसहरूलाई यस्तो शक्ति प्रदान गरेकोमा तिनीहरूले परमेस्वरको प्रशंसा गरे।

येशुले मतीलाई बोलाए

(मर्कस 2:13-17; लुका 5:27-32)

9 जब येशु गइरहनु भएको थियो, उहाँले एकजना मती नाम गरेको मानिसलाई भेट्नु भयो। मती महसूल उठाउने अड्डामा बसिहेका थिए। येशुले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मती जुरूक उठेर येशुको पछि लागे।

10 येशु बेल्कीको भोजन मतीकै घरमा खान बसु भएको बेला त्यहाँ धेरै कर उठाउनेहरू र पापीहरू आएका थिए अनि तिनीहरूले येशु र उहाँका चेलाहरू सँगै भोजन खाँदै थिए।

11 येशुले ती मानिसहरूसँग खाना खाइ रहनु भएको फरिसीहरूले देखे। फरिसीहरूले येशुका चेलाहरूलाई सोधे, “किन तिमीहरूका गुरुले कर उठाउनेहरू र पापीहरूसँग बसेर खाना खान्छन्?”

12 फरिसीहरूले भन्दै गरेको कुरा येशुको सुन्नुभयो। अनि उहाँले भन्नुभयो, “स्वस्थ मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन। जो रोगी छ उसैलाई वैद्यको आवश्यकता पर्दछ।

13 म तिमीहरूलाई एउटा कुरो भन्दछु। जाऊ अनि यसको अर्थ के हो सिक: ‘म पशुको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’* म यहाँ धार्मिक मानिसहरूलाई भेट्न आएको होइन, ती पापीहरूलाई भेट्न आएको हँ।”

येशु अरू यहूदीहरू जस्तो हुनुहुन्न

(मर्कस 2:18-22; लुका 5:33-39)

14 त्यसपछि यहूनाका चेलाहरू येशुकहाँ आए। तिनीहरूले येशुलाई भने, “हामी अनि फरिसीहरू धेरै जसो उपवास बस्दछौं। ती तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”

15 येशुले भन्नुभयो, “विवाहको बेलामा जो दुलहासँग हुन्छन्, तिनले दुख मान्दैनन् तर त्यस्तो समय आउँछ जब तिनीहरूबाट दुलहालाई अलग गरिन्छ। तब तिनीहरू दुःखी बन्छन् र तिनीहरू उपवास लिन्छन्।

16 “कसैले पुरानो वस्त्रमा भएको प्यालामा नखुम्चिएको लुगाको टुक्रा टाल्दैन। यदि कसैले त्यसो गरे त्यो टालो पुरानो लुगाबाट च्यातिन्छ र त्यो प्याल झन नराप्ती हुन्छ।

17 कसैले पनि नयाँ दाखरसलाई छालाको पुरानो थैलाहरूमा हाल्दैन। पुरानो थैलीमा कसैले नयाँ दाखरस हाल्यो भने, त्यो थैली फाट्छ र दाखरस पनि नष्ट हुन्छ। यसकारण मानिसहरूले नयाँ थैलाहरूमा नयाँ दाखरस हाल्दछन्। यसरी दाखरस र थैलाहरू दुवै सुरक्षित रहन्छन्।”

येशुले मेरेकी केटीलाई जीवित पार्नु भयो र रोगी स्त्रीहरूलाई निको पार्नु भयो

(मर्कस 5:21-43; लुका 8:40-56)

18 येशु यी कुराहरू भन्दै हुनुहुन्थ्यो, त्यसैबला सभाभरको एकजना प्रमुख उहाँकहाँ आए। येशुको अघि तिनले शिर झुकाए, अनि भने, “मेरी छोरी अहिले मेरी कृपया आउनुहोस् र तपाईंको हात त्यसमाथि राखिदिनुहोस् अनि त्यसले आफ्नो जीवन फिर्ता पाउनेछ।”

19 तुरन्तै येशु उठ्नु भयो अनि तिनीसित जानुभयो। उहाँका चेलाहरू पनि पछि लागे।

20 बाह्र वर्षदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईन्। येशुको पछिल्लिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्।

21 तिनले सोच्दै थिइन, “यदि मैले उहाँको लुगाको फेरमा छोएँ मात्र भने पनि म ठीक भइजाँनेछु।”

22 येशु पछिल्लिर फर्किनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमि निको भएकि छौ।” तिनै बेला तिनी ठीक भइन्।

23 येशु यहूदी शासकसँग हिँड्दै हुनुहुन्थ्यो। उहाँ तिनको घरमा पुग्नु भयो। मानिसहरूलाई शोक धुन बनाइरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मेरेकी थिई।

* 9:13: होयो 6:6 बाट उद्धृत गरिएको।

- 24 येशूले भन्नुभयो, “र जाऊ। यो युवती मेरेकी छैन। ऊ निदाइरहेकी मात्र छे।” यो देखेर मानिसहरूले उहाँको हाँसो उडाए।
- 25 जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुस्क्क उठी।
- 26 तब यस कुराको खबर सारा मुलुकभरि फिँजियो।
- येशूद्वारा धेरै मानिसहरू निको भए
- 27 जब येशू त्यो स्थानबाट गईरहुनु भएको थियो, दुइजना अन्धो मानिसले उहाँलाई पछ्याए। ती अन्धहरूले ठूलो स्वरले रुदै भने, “हे दाऊदका पुत्र, कृपया हामीलाई सहायता गर्नुहोस्।”
- 28 जब येशू घर भित्र पस्नुभयो, ती अन्ध मानिसहरू उहाँकहाँ आए। उहाँले ती अन्धहरूलाई भन्नुभयो। “के म तिमीहरूलाई फेरि देख्न सक्ने बनाउँछु भनेर तिमीहरूलाई विश्वास लाग्छ?” अन्ध मानिसहरूले जवाफ दिए, “ज्यू, प्रभु, हामीलाई विश्वास लाग्छ।”
- 29 त्यसपछि येशूले तिनीहरूका आँखाहरू छोएर भन्नुभयो, “मैले तिमीहरूलाई देख्नसक्ने बनाउन सक्छु भन्ने विश्वास तिमीहरूसित छ। यस्तै हुन देऊ।”
- 30 त्यसपछि तिनीहरूले तुरन्तै देख्न सके। येशूले तिनीहरूलाई कडा चेतावनी दिनु भयो, उहाँले भन्नु भयो, “यो कुरा कसैले थाहा पाउनु हुँदैन।”
- 31 तर ती अन्ध मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिँजाए।
- 32 जब ती दुइ मानिसहरू जाँदै थिए, केही मानिसहरूले अर्को एकजनालाई येशूकहाँ ल्याए। उसलाई भूत लागेको हुनाले त्यो मानिसले बोल्ने शक्ति गुमाएको थियो।
- 33 येशूले त्यस मानिसबाट भूत भाग्नुदिनुभयो। त्यसपछि त्यो मानिस बोल्न थाल्यो। मानिसहरू छक्क पर्दै भन्नलागे, “इसाएलमा यसप्रकारको घटना पहिले कहिल्यै घटेको थिएन।”
- 34 तर फरिसीहरूले भने, “भूतहरूको नेता एउटै छ जसले उहाँलाई भूत पाउने शक्ति दिएको छ।”
- येशू मानिसहरूको लागि दुःख मान्नु हुन्छ
- 35 येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभापरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो।
- 36 उहाँले भीडलाई देख्नभयो र उनीहरूको निम्ति टिठानु भयो। किनभने तिनीहरू असहाय अनि चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।
- 37 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल ता धेरै छन् तर फसल काट्ने खेतालारू कमती छन्।
- 38 प्रभु फसलका मालिक हुनुहुन्छ। उहाँलाई प्रार्थना गर जसद्वारा उहाँले आफ्ना फसल संग्रह गर्न अधिक कमीहरू पठाउनु हुनेछ।”

10

येशूले आफ्ना प्रेरितहरूलाई प्रचार गर्न पठाउनु हुन्छ
(मर्कुस 3:13-19; 6:7-13; लुका 6:12-16; 9:1-6)

- 1 येशूले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दृष्टान्ताहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो।
- 2 ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छः

शिमोन (जसलाई पत्रुस पनि भनिन्छ),
अनि उसको दाज्यू अन्ड्रियास,
जब्दीको छोरो याकूब,
अनि उसको भाइ यहन्ना,
3 फिलिप,
बारथोलोमाइ,
थोमा,
महसूल उठाउने मती,
अल्फयसको छोरो याकूब,
थेदियस,
4 शिमोन कनानी,
र यहूदा इस्कारयोत (यो त्यही मानिस थियो जसले येशूलाई विश्वासघात गर्थो)।

- 5 येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदीहरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ।
- 6 बरू इस्राएली मानिसहरूकहाँ जाऊ। तिनीहरू हराएका भेडाहरू झैं छन्।
- 7 जब तिमीहरू जान्दछौ, ‘स्वर्गको राज्य आउने लागेका छ भनी प्रचार गर।’
- 8 रोगीहरूलाई निको पार, मेरेकाहरूलाई जिवनमा ल्याऊ। कुष्ठ रोगीहरूको उपचार गर। मानिसहरूबाट भूत धपाऊ। म तिमीहरूलाई सितैमा यी शक्तिहरू दिन्छु। यसर्थ सितैमा तिनीहरूलाई सघाऊ।
- 9 तिमी आफ्ना साथमा पैसा सुन, चाँदी र तामा नलैजाऊ।
- 10 झोला समेत नबोक यात्राका निम्ति लाउने लुगाफाटा वा जुता नलैजाऊ। हिँड्नलाई लौरो समेत नबोक। एक कामदारलाई उसले चाहेका सबै चीजहरूको बन्दोबस्त हुनुपर्छ।
- 11 “जब तिमीहरू कुनै गाउँ वा शहरतिर जान्छौ त्यहाँ कुनै न कुनै योग्य मानिसलाई भेट् अनि स्थान नछाडे सम्म उसको घरमा बस।
- 12 तिमी घरभित्र पसे बितीके त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’

- 13 घरभित्र भएका मानिसहरूले तिनीहरूलाई स्वागत जनाए भने तिनीहरू तिम्प्रो शान्तिको कामना ग्रहण गर्न योग्यका छन्। यदि तिनीहरूले स्वागत नजनाए तिमीहरूको शान्तिको कामना फिर्ता लेऊ किनभने तिनीहरू तिमीहरूको शान्तिको कामनाका योग्य छैनन्।
 14 यदि कुनै घर वा शहरले तिमीहरूलाई स्वागत नगरे अथवा तिमीहरूको कुरा नसुने त्यो ठाउँ छोड्दा गोडाको धुलोसम्म टक्कटाउनु।
 15 तिमीहरूलाई म साँचो भन्दछु। न्यायको दिनमा तिनीहरूको अवस्था सोदोम र गमोराको भन्दा नराप्ती हुनेछ।

येशूद्वारा समस्याहरू बारे चेताउनी
 (मर्कस 13:9-13; लूका 21:12-17)

- 16 "सुन! म तिमीहरूलाई ख्वीसोका बीचमा भेडाझै गरी पठाउँछु। यसकारण सपैँडै चनाखो बन। अनि ढुकुरझै सोझो बन।
 17 सबै मानिसहरूदेखि सतक बन। तिनीहरूले तिमीहरूलाई पक्रिने छन् अनि अदालतमा पुर्याउनेछन्। तिनीहरूले आफ्नो सभाघरहरूमा लगेर तिमीहरूलाई कोरा लाउनेछन्।
 18 तिनीहरूले तिमीहरूलाई राज्यपाल अनि राजाहरूको अधि लानेछन्। मेरो कारणले गर्दा तिनीहरूले यसो गर्नेछन्। तिमीहरू ती हाकिम अनि राजाहरू र गैर-यहूदीहरूको समक्ष मेरो बारेमा भन्नेछौ।
 19 जब तिमीहरू पक्राउ पर्ने छौ ते बोलनु पर्ने र कसरी बोलनु पर्ने भन्ने बारेमा चिन्तित नबन। त्यसबेलामा तिमीहरूले भन्नु पर्ने कुराहरू तिमीहरूलाई बताइनेछ।
 20 वास्तवमा तिमीहरू बोल्नेछैनौ परमपिताको आत्मा आफैँ तिमीहरूबाट बोलनुहुनेछ।
 21 "दाज्यु-भाइहरू आफ्नै दाज्यु-भाइहरूको विरुद्ध हुनेछन् तिनीहरू एकले अर्कालाई मार्न लाउनेछन्। बाबुहरूले आफ्नै छोराहरूलाई मार्न लाउनेछन्। छोराछोरीहरू आमाबाबुहरूको विरुद्ध उठ्नेछन्, र तिनीहरूलाई मार्ने षडयन्त्र गर्नेछन्।
 22 सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरूले मलाई पछ्याउँछौ। तर जसले आखिरसम्म सहन्छ उसको उद्धार हुनेछ।
 23 जब एउटा शहरबाट तिमीहरू खेदिनेछौ तब अर्को शहरमा जाऊ। म तिमीहरूसित साँचो भन्दछु। मानिसको पुत्र आउन अधि नै तिनीहरू इश्राएलको सबै शहरहरू भएर गइ सकेको हुनेछैनौ।
 24 "कुनै पनि चेला गुरूभन्दा श्रेष्ठ हुँदैन नता कुनै दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ।
 25 एउटा चेलाको निम्ति आफ्ना गुरू जस्तै बन्नु पर्याप्त छ। एक जना दासको निम्ति आफ्ना मालिक जस्तै बन्नु पर्याप्त छ। यदि घरका दूलाबडालाई नै बालाजिबुल अथवा शैतान भनिन्छ भने, परिवारका अरू सदस्यहरूलाई त्यस भन्दा पनि नराप्ती भनिनेछ।

मानिसको होइन परमेश्वरको डर राख
 (लूका 12:2-7)

- 26 "यसकारण ती मानिसहरूदेखि डराउने काम छैन। छोपिएका प्रत्येक कुरा उघारिनेछ। गुप्तमा रहेका प्रत्येक कुरालाई प्रकट गरिनेछ।
 27 यी सबै कुराहरू म तिमीहरूलाई अधकारमा भन्छु तर तिमीहरूले यो कुरा उज्यालोमा भन्नु पर्छ। यी कुराहरू म तिमीहरूका कानमा कानेखुसी गर्नेछु तर तिमीहरूले यी सबै कुराहरू सबैलाई खुल्लाम-खुल्ला भन्नुपर्दछ।
 28 "मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्प्रो शरीरलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्प्रो शरीर र आत्मालाई नै नरकमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ।
 29 चराहरू बेचनुपर्दा दुइवटा चराको दाम एक पैसा मात्र तिरु पर्नेछ। तर तिम्प्रा पिताको इच्छाबिना एउटै चरापनि मर्ने छैन।
 30 तिम्प्रा टाउकोमा कतिवटा केशहरू छन् उहाँले ती समेत जान्नुहुन्छ।
 31 यसकारण डर नमान। तिमीहरू ती चराहरूभन्दा धेरै उत्कृष्ट छौ।

विश्वास बारेमा बहस
 (लूका 12:8-9)

- 32 "यसैकारण हेरक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने परम पिताको सामु स्वीकार गर्नेछु।
 33 तर जब कुनै मानिस अरूको सामु छ उभिएर उसले मलाई विश्वास गर्छु भन्न सक्दैन भने त्यो मेरो आफ्नो मानिस होइन भनेर म भन्नेछु। मेरा स्वर्गमा हुने पिताको अधि पनि म यसै भन्नेछु।

येशूलाई पछ्याउनाले दुख उठाउनु पर्छ
 (लूका 12:51-53, 14:26-27)

- 34 "म पृथ्वीमा शान्ति ल्याउन आएको भनी नसमझ म पृथ्वीमा शान्ति ल्याउनलाई आएको होइन। तर म तरवार चलाउन आएको हूँ।
 35 म यो उद्देश्यले आएको हूँ:

'एउटा छोरो बाबुको विरुद्ध हुन्छ।
 एउटी छोरी उसकी आमाको विरुद्ध हुन्छ।
 एउटी बहारी उसकी सासुको विरुद्ध हुन्छ।

36 कुनै मानिसको आफ्नो परिवारको मानिस इच्छा पत्रमा नाउँ भएका उसको विरुद्ध शत्रु बन्दछ।'

मिका 7:6

- 37 "जसले मलाई भन्दा आफ्ना बाबु-आमालाई धेरै माया गर्छ उ मलाई पछ्याउने योग्यको हुँदैन। जसले आफ्नो छोरा-छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो पछिलाने योग्यको हुँदैन।
 38 यदि कुनै मानिसले मलाई अनुसरण गरेको बेला उसलाई दिएको क्रस स्वीकार गर्दैन भने उ मलाई अनुसरण गर्ने योग्यको हुँदैन।
 39 जसले आफ्नो जीवनलाई बचाउन खोज्छ उसले त्यो गुमाउनेछ। तर जसले आफ्नो जीवन मेरो निम्ति गुमाउँछ उसले त्यो प्राप्त गर्नेछ।

तिमीलाई ग्रहण गर्नेलाई परमेश्वरले आशिष दिनुहुन्छ
 (मर्कस 9:41)

- 40 "तिमीहरूलाई जसले ग्रहण गर्छ मलाई पनि ग्रहण गर्दछ। अनि जसले मलाई ग्रहण गर्छ मलाई पठाउनेलाई पनि ग्रहण गर्दछ।
 41 अगमवक्तालाई भेट्ने उसलाई स्वागत गर्नेले असल मानिस भएको कारणले इनाम पाउँछ। एउटा असल मानिसलाई भेटेर उसलाई स्वागत गर्नेले उ असल मानिस भएको कारणले उसले असल मानिसको इनाम पाउँछ।

42 यदि कसैले मलाई पछ्याउनेले यी सानाहरू मध्ये कसैलाई सहायता गर्ला, उसले आफ्नो इनाम पाउनेछ। त्यस मानिसले एक मात्र दिए पनि मबाट ठूलो इनाम पाउनेछ।”

11

येशू र बरिसमा दिने यहून्ना

(लुका 7:18-35)

- 1 आफ्ना बाबु चलाहरूलाई शिक्षा दिँदै येशूले आफ्ना कुराहरू भनिसक्नु भएपछि उहाँ गालिलको शहरहरू तिर प्रचार गर्न अनि शिक्षा दिन जानुभयो।
- 2 बरिसमा दिने यहून्ना कैदमा थिए। खीष्टले गरेका सबै कुराहरू उनले सुने। अनि यहून्नाले आफ्ना चलाहरूलाई येशूकहाँ पठाए।
- 3 यहून्नाका चलाहरूले येशूलाई सोधे, “यहून्नाले आउँदैछ भन्नुभएको मानिस तपाईं नै हुनुहुन्छ, कि अरु कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो?”
- 4 येशूले भन्नुभयो, “यहून्नाकहाँ जाऊ तिमीहरूले सुनेका र देखेको कुराहरू वर्णन गर।
- 5 अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्घडाहरू हिँड्न सक्ने हुन्छन्, कुष्ठ रोगीहरू शुद्ध हुन्छ; बहिराहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइँदछ।
- 6 यदि कुनै मानिसले मलाई ग्रहण गर्छ भने त्यो धन्यको हो।”
- 7 यहून्नाका चलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यहून्नाको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभूमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाझराखेको निगालोलाई?
- 8 वास्तवमा केको निम्ति तिमीहरू मरुभूमिमा गयौ? राम्रो वस्त्र पहिरेने मानिसलाई हेर्ने? ती राम्रा-राम्रा वस्त्र पहिरिए राजमहलहरूमा बसे मानिसहरूलाई हो।
- 9 यदि यसो होइन भने के हेर्नेलाई तिमीहरू बाहिर निस्केका हो? कुनै एक अगमवक्तालाई? हो, म भन्दछु, एक अगमवक्ता भन्दा महान यहून्ना नै हुन्।
- 10 यहून्ना नै एकहुन जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ:

‘सुन! म आफ्नो दूतलाई तिम्रो अधि-अधि पठाउँनेछु।

उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’

मलाकी 3:1

- 11 “म तिमीहरूलाई सौँचो भन्दछु बरिसमा दिने यहून्ना पृथ्वीमा जन्मेका सबै मानिसभन्दा महान छन्। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यहून्नाभन्दा ठूलो हो।
- 12 बरिसमा दिने यहून्नाको समयदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ र बलजफत गर्नेहरू जबरजस्ती खोस्छन्।
- 13 सबै अगमवक्ताहरू र मोशाको व्यवस्थाले यहून्ना समेत को समय नआउञ्जेल पछि हुन आउने कुराहरूको विषयमा अगमवाणी गरेका छन्।
- 14 यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यहून्ना नै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्।
- 15 मेरो कुरा सुन्न सक्ने तिमीहरूले यी कुराहरू सुन।
- 16 “आजका मानिसहरूको बारेमा मैले के भने? तिमीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटाकेटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्को दलकाहरूलाई बोलाउँछन्,
- 17 ‘तिमीहरूको निम्ति मीहरूले संगीत बजायौं, तर तिमीहरू नाचेनौ; हामीहरूले दुःखका गीत गायौं, तर तिमीहरू दुःखी भएनौ।’
- 18 मानिसहरू त्यस्तै छन् भनेर मैले किन भनें? किनभने जब यहून्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनन्। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छन्।’
- 19 मानिसका पुत्र अरु मानिसहरूले जस्तै खोँदै पिउँदै आयो। मानिसहरूले भने ‘उसलाई हेर, उसले अति धेरै खान्छ अनि एउटा पियक्कड हो। उ महसूल उठाउनेहरू र पापीहरूको मित्र हो।’ तर बुद्धि चाहिँ उहाँले गरेको कामबाट सिद्ध हुन्छ।”

येशू विश्वास नगर्नेहरूलाई सर्तक गराउनु हुन्छ

(लुका 10:13-15)

- 20 येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्।
- 21 येशूले भन्नुभयो, “ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिँछु। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाडरा बस्त्रालए र खरानी घसेर फश्रुताप गरिसक्ने थिए।
- 22 तर म भन्दछु, न्यायको दिनमा टायर र सदोमकोभन्दा तिमीहरूको हालत खराब हुनेछ।
- 23 “तँ कफर्नहम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अहाँ! तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो।
- 24 तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरु नराम्रो हुनेछ।”

येशू आफ्ना मानिसहरूलाई विश्राम प्रदान गर्नुहुन्छ

(लुका 10:21-22)

- 25 त्यसपछि येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमानी र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्।

- 26 हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो।
 27 “मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरु कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरु कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्न इच्छा गर्नुहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्।
 28 “मकहाँ आऊ। जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु।
 29 मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक्, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्माका विश्राम पाउनेछौ।
 30 हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलुका छ।”

12

यहदीहस्द्वारा येशुको आलोचना

(मर्कस 2:23-28; लुका 6:1-5)

- 1 त्यो समय, येशु विश्रामको दिनमा अन्नका खेतहरूबाट जानुहुँदै थियो, येशुका चेलाहरू पनि उहाँसँगै थिए। तिनीहरू भोकाएका थिए। ती चेलाहरूले अन्नका बाला टिप्दै खान लागे।
 2 फसिहीहरूले यो देखे। तिनीहरूले येशुलाई भने, “हेनुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।”
 3 उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊदले, आफैं र आफूसँगका मानिसहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ?
 4 दाऊद परमेश्वरको घरमा गए। दाऊद र तिनका साथीहरूले परमेश्वरलाई चढाइएको रोटी खाए। दाऊद र तिनका साथीहरूले यसरी रोटी खानु नियमको विरुद्ध थियो। केवल पूजाहारीहरूलाई मात्र त्यस्तो रोटी खाने अनुमति थियो।
 5 अनि तिमीहरूले मोशाको व्यवस्थामा यो पनि निश्चयनै पढेको हुनुपर्छ कि कसरी प्रत्येक विश्रामको दिनमा पूजारीहरूले मन्दिरमा विश्राम अथवा विश्रामको नियम भङ्ग गर्छन्। तै पनि पूजाहारीहरूलाई त्यस दोषको निम्ति दोषी ठानिन्दैन।
 6 म तिमीहरूलाई भन्दछु, ‘यहाँ मन्दिर भन्दा तुलो’ केही छ।
 7 धर्मशास्त्रमा भनिएको छ, ‘म पशुहरूको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’^{*} वास्तवमा तिमीहरू ती शब्दहरूका अर्थ के हो त्यो पनि जान्दैनौ। यदि ती शब्दहरूका अर्थ तिमीहरूले बुझ्यौ भने ती तिमीहरूले निर्दोषहरूलाई न्याय गर्ने थिएनौ।
 8 “मानिसको पुत्र विश्राम दिनको पनि प्रभु हो।”

येशुले विश्राम दिनमा निको पार्नु भयो

(मर्कस 3:1-6; लुका 6:6-11)

- 9 येशु त्यहाँबाट हिँड्नु भयो अनि तिनीहरूको सभाघरमा जानुभयो।
 10 उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहदीहस्द्वारा येशुलाई दोष लगाउनलाई निहँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, “के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?”
 11 उहाँले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको एउटा भेडा छ, त्यो विश्रामकोदिनमा एउटा खाल्डामा खरयो भने के आफ्नो हातले समातेर बाहिर तान्दैनौ?
 12 एउटा मानिस भेडा भन्दा धेरै असल हुन्छ। त्यसर्थ विश्रामको दिनमा भलो गर्न व्यवस्थाले दिन्छ।”
 13 तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, “मलाई तिम्रो हात हेर्न देऊ।” त्यसले येशु भएर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो।
 14 तर फरिसीहरू बाहिर गए अनि येशुलाई मार्नका निम्ति योजना बनाए।
 येशु परमेश्वरद्वारा चुनिएको सेवक हुनुहुन्छ
 15 फरिसीहरूले के गर्न लगरहेका थिए सो येशुलाई थाहा भयो। अनि उहाँले त्यो ठाउँ छोड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। उहाँले सबै रोगीहरूलाई निको पारी दिनुभयो।
 16 उहाँ को हुनुहुन्छ भनेर मानिसहरूलाई केही नभन्नुभनी तिनीहरूलाई येशुले चेताउनी दिनुभएको थियो।
 17 येशुले यी कुराहरू यशैया आगमवक्ताले भनेका कुराहरू पूर्ण गर्नका निम्ति गर्नु भयो।

18 “यहाँ मेरो दास छ,

मैले उसलाई चुनेको हुँ।

म उसलाई प्रेम गर्छु

अनि म उसित खुशी छु।

म मेरो आत्मा उसमा हालिदिनेछु,

अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ।

19 उसले झगडा गर्नेछैन न त चिच्याउने नै छ;

उसको स्वर कसैले पनि गल्लीहरूमा सुन्ने छैन।

20 उसले बाइङ्ग सकेको निगालो भौँच्ने छैन।

उसले जलिहरेको दीयो निभ्दै जाँदछ भनि निभाउने छैन।

उसले यी सबै गरिरहनेछ जबसम्म साँचो न्यायले विजय प्राप्त गर्दैन।

21 सबै राष्ट्रहरूले उहाँमाथिने आशा गर्नेछन्।”

यशैया 42:1-4

परमेश्वरद्वारा येशुको शक्ति

(मर्कस 3:20-30; लुका 11:14-23; 12:10)

- 22 त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशु कहाँ ल्याए। उ अन्धो थियो अनि बोलन पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोलन अनि देख्नु थाल्यो।
 23 सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?”

* 12:7: होमे 6:6 बाट उद्धृत गरिएको।

24 जब फरिसीहरूले मानिसहरूको मुखबाट उस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसहरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।”

25 येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैमा विभाजन भएको नाग टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन।

26 यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चलन सक्छ?

27 तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिको बलबाट भूतहरू भगाउँदछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भूत भगाउन कुन शक्तिको प्रयोग गर्दछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोटाउनेछन्।

28 तर म परमेश्वरका आत्माको शक्तिको बलबाट भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अधि नै तिमीहरूमा आइसकेको छ।

29 यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साडुलोलो बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ।

30 जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम गर्नले मेरो विरुद्धमा काम गरिरहेको हुन्छ।

31 “यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराग्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन।

32 यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै।

तिमीहरूको चाल-चलनले तिमीहरूको परिचय गराउँछ
(लुका 6:43-45)

33 “यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बुझलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बुझ्नै नराग्रा छ भने त्यसको फल पनि नराग्रा हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ।

34 ए सौँपहर, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थपूरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ।

35 असल मानिसले असलै कुराहरू हृदयमा थपूरीएको हुन्छ। यसर्थ राग्रा कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ।

36 यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ।

37 तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।”

प्रमाणकालागि येशूसँग यहूदीहरूको सोधखोज
(मर्कुस 8:11-12; लुका 11:29-32)

38 तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, “गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।”

39 येशूले जवाफ दिनुभयो, “दुष्ट र पापी मानिसहरूले प्रमाणकोलागि चमत्कार खोज्दछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेक।

40 तीन दिन र तीन रात सम्म योना एउटा ठूलो माछाको पेटमा थिए। त्यसरी नै तीन दिन र तीन रात सम्म मानिसको पुत्र पृथ्वीको पेटभित्र रहनेछ।

41 अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निन्वेका मानिसहरू यस पुस्ताको साथमा खडा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवनमै बदलेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ।

42 “न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ।

दुष्ट आत्माले भरिएका आजका मानिसहरू
(लुका 11:24-26)

43 “जब दुष्ट आत्मा मानिसबाट निस्केर जान्छ, त्यो ओबानो ठाउँतिर विश्राम खोज्दै हिंड्छ तर त्यसले भेटाउन सक्तैन।

44 तब त्यस दुष्ट आत्माले भन्छ, ‘म आफ्नै अधिको घरमा फर्किजानेछु, जसलाई मैले छाडेर आएँ।’ त्यो फर्केर आउँछ र पहिलेको उसको घरभित्र रिक्तो र सफा गरि राखेको भेटाउँछ।

45 त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढा अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।”

चेलाहरू नै येशूका परिवार
(मर्कुस 3:31-35; लुका 8:19-21)

46 जब येशू मानिसहरूसित अझ बातचीत गर्दै हुनुहुन्थ्यो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशूसँग भेट गर्न चाहन्थे।

47 कुनै एकजनाले भने, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन्, अनि तिनीहरू तपाईंसँग भेट गर्न चाहन्छन्।”

48 येशूले त्यो बोल्दै गर्दै मानिसलाई भन्नुभयो, “मेरा आमा र मेरा भाइहरू को हुन्?”

49 आफ्ना चेलाहरूलाई सकेत गर्दै उहाँले भन्नुभयो, “हे! तिनीहरू नै आमा र भाइहरू हुन्।

50 जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।”

13

येशूले बीऊ र बीऊ छर्नेको बिषयमा उखान भन्नुहुन्छ
(मर्कुस 4:1-9; लुका 8:4-8)

1 ठीक त्यही दिन येशू बाहिर गएर झीलको छेउमा बसु भयो।

- 2 उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढ्नु भयो। सबै मानिसहरू चाहिँ किनारमा बसेका थिए।
- 3 उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो:
“कोही किसान बीऊ छर्नेलाई निस्क्यो।
4 जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरङ्गी आएर ती बीऊहरू खाए।
5 केही बीऊहरू नभएको कारणले बीऊहरू चाँडै उम्रनथाले चट्टानमय खेतमा झरे। जमीन त्यति गहिरो थिएन।
6 तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डधामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे।
जब काँडाहरू बढ्दै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्।
7 कतिपय बीऊहरू मलिलो माटोमा खसेका थिए।
8 अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठौँ अनि कतिपयले तीस गुणा फल फलाए।
9 ऊ जसले सुन्न सक्छ मेरो कुरा सुन।”

येशूले सिकाउनलाई उखान भन्नु भएको
(मर्कुस 4:10-12; लुका 8:9-10)

- 10 चेतलाहरू आए र येशूलाई सोधे, “तपाईंले उपदेश गर्नुहुँदा तपाईंले किन उखानहरू भन्नु भएको?”
11 येशूले जवाफ दिनुभयो, “स्वर्गको राज्यको सत्यहरूस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरूहरूले ती जान्नसक्दैनन्।
12 जसले बुझ्न सक्दछ उसलाई अरू बुझाइनेछ अनि उसले चाहेभन्दा धेरै बुझ्न पाउनेछ। तर जसले बुझ्न सक्दैन उसले जति बुझेकोछ त्यो पनि उसकोबाट खोसिनेछ।
13 यसैले, ती मानिसहरूलाई उपदेश दिँएँ म उखानहरू भन्ने छु तिनीहरू हेर्दछन्, तर देख्दैनन्। तिनीहरू सुन्छन् तर बुझ्दैनन्।
14 यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो:

‘तिमीहरू सुन्न त सुन्छौ,
तर बुझ्दैनौ।

तिमीहरू हेर्न त हेर्छौ,
तर देख्न सक्दैनौ।

- 15 हो, यी मानिसहरूको हृदय कठोर भएको छ।
कान भएर पनि यिनीहरू सुन्न सक्दैनन्,
तिनीहरूका आँखा त छन्, ता पनि तिनीहरू देख्दैनन्।

यस्तो भएको छ त्यसकारण तिनीहरूले
आफना आँखाले देख्दैनन्,
आफना कानले सुन्दैनन्,

तिनीहरूका हृदयले बुझ्दैनन्,

हेर्न भने तिनीहरू मकहाँ आउने थिए, सुन्ने थिए, अनि म तिनीहरूलाई निको पार्थिँँएँ।’

यशैया 6:9-10

- 16 तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्।
17 म तिमीहरूलाई सँचो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले बुझेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्।

बीऊ छर्नेको उखानको व्याख्या
(मर्कुस 4:13-20; लुका 8:11-15)

- 18 “अब किसानको बारेमा उखान सुन:
19 “बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउंछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।
20 “अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिँ के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ।
21 तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस् दिँदैन। त्यो उपदेशलाई त्यसले धेरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ।
22 “अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिँ के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छन् तर जीवनको विषयमा बढ्ता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निसार्छन्। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन।
23 “तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिँ के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छ अनि कहिले सयगुणा ज्यादा, कहिले साठौँ गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”

गह्रँ र सामाको उखान

- 24 त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्छ,
25 त्यो रात सबै मानिसहरू निदाइराहेका थिए। त्यो मानिसको शत्रु आयो अनि गह्रँको बीच-बीचमा सामा छरेर गयो।
26 केही समयपछि गह्रँ उम्रियो र बढ्न थाल्यो त्यही समय सामा पनि बढ्न थाल्यो,
27 उसका चाकरहरू आए र मालिकलाई सोधे, ‘हजरले आफ्नो खेतमा असल बीऊ रोप्नु भएको होइन? तब सामाको बोट चाहिँ कहाँबाट आयो?’
28 “त्यो मानिसले जवाफ दियो, ‘केही शत्रूले त्यो छेको थियो।’
“चाकरहरूले सोधे, ‘त के हामीले गएर ती सामा उखेलेको तपाईं चाहनु हुन्छ?’
29 “त्यो मानिसले जवाफ दियो, ‘अहँ, किनभने तिमीहरूले सामा उखेल्दा गह्रँ पनि उखेल्न सक्छौ।

30 फसलको समयसम्म सामा र गहुँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहस्ताई भन्नेछु, पहिले: सामा बटुलेर तिनीहस्ताई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहुँ बटुल र मेरो भण्डारमा जम्मा गर।”

अरू केही उखानहरू

(मर्कस 4:30-34; लुका 13:18-21)

31 तब येशूले मानिसहस्ताई अर्को उखान भन्नु भयो: “स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो।

32 त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनामा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।”

33 येशूले अर्को उखान भन्नुभयो, “स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी ऋतिले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइनु। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।”

34 येशूले मानिसहस्ताई यी सबैकुराहरू भन्नलाई उखानहरू उपयोग गर्नुभयो। वास्तवमा उहाँले तिनीहस्ताई उखानहरूको उपयोग नगरी कहिले केही भन्नु भएन।

35 अगमवक्ताद्वारा भनिएका कुराहस्ताई पूर्ण गर्न यस्तो भएको हो:

“म उखान मार्फत तिमीहरूसँग बोल्छु;

उखानहरूमा संसारको सृष्टि भएको समय देखि गुप्त राखिएका कुराहरू भन्नेछु।”

भजनसंग्रह 78:2

येशू कठिन उखानको व्याख्या गर्नुहुन्छ

36 त्यसपछि सबै मानिसहस्ताई त्यही छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, “कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।”

37 येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो।

38 संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्।

39 नराप्नो बीऊहरू छर्ने शत्रुका चाहिँ शैतान हो। फसलकाटने समय चाहिँ संसारको अन्त्य हो। अनि फसल काट्नेहरू परमेश्वरका दूतहरू हुन्।

40 “सामाहरू बटुले पछि ती अंगोमा जलाइन्छन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ।

41 मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहस्ताई राज्यदेखि बाहिर निकालि दिनेछन्।

42 स्वर्गदूतहरूले तिनीहस्ताई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूबाबासी गर्दै दौँतकिट्टै रहनेछन्।

43 तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन।

गाइधन र मोतीको उखान

44 “स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसँग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो।

45 “फेरि, स्वर्गको राज्य एक व्यापारी जस्तै हो, जसले असल मोतीहरू खोज्छ।

46 एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।

माछामार्ने जालको उखान

47 “स्वर्गको राज्य समुद्रमा हानेको एउटा महा-जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे।

48 त्यो जालभरि माछा थिए। तब जालहारीले त्यो जाललाई किनारमा ताने, भुईँमा बसेर तिनीहरूले राम्रो किसिमका माछाहरू छुट्याउन र आफ्नो टोकरीमा हालन थाले। अनि तिनीहरूले नराम्रा किसिमका माछाहरू पर्याँकिदिए।

49 जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्।

50 स्वर्गदूतहरूले तिनीहस्ताई जल्दो भट्टीमा फालिदिनेछन्। ती मानिसहरू पीडाले रूनेछन् दौँत किट्टेनेछन्।”

51 तब येशूले आफ्ना शिष्यहस्ताई सोध्नुभयो, “के यी सबै कुराहरू तिमीहरूले बुझ्यौ?”

तिनीहरूले जवाफ दिए, “ज्यू प्रभु, हामीले बुझ्यौं।”

52 तब उहाँले आफ्ना चेलाहस्ताई भन्नुभयो, “प्रत्येक शास्त्री जसले स्वर्गको राज्यको विषयमा सिकेको एउटा घरको मालिक जस्तै हुन्। उसले आफ्नो घरमा पुराना र नयाँ चीजहरू जोगाई राखेको हुन्छ। अनि उसले ती पुराना र नयाँ चीजहरू बाहिर झिक्दछ।”

येशू आफ्नो शहर जानुहुन्छ

(मर्कस 6:1-6; लुका 4:16-30)

53 यसरी उखानहरूमा शिक्षा दिइसकेपछि येशूले त्यो स्थान छाड्नु भयो।

54 येशू आफू हुँकिएको ठाउँमा पुग्नुभयो। येशूले सभा घरमा तिनीहस्ताई शिक्षा दिनुभयो। मानिसहरू उहाँ देखि अचम्मित भए। यसकारण तिनले आपसमा कुरा गरे, “चमत्कारहरू गर्ने यस्तो बुद्धि र शक्ति यिनले कहाँबाट पाए?”

55 यिनी उही सिकर्मीका पुत्र हुन्। अनि उनकी आमा मरियम हुन्। याकूब, यूसुफ, शिमोन र यहूदा उनका भाइहरू हुन्।

56 अनि उनका सबै बहिनीहरू अहिले हामीसँग छन्। यसर्थ, उनले यी कुराहरू गर्ने यत्रो बुद्धि र शक्ति कहाँबाट पाए?”

57 यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।

तर येशूले तिनीहस्ताई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।”

58 त्यस ठाउँका मानिसहरूले येशूलाई विश्वास नगरेका हुनाले उहाँले त्यहाँ त्यति धेरै आश्चर्यकर्महरू देखाउनु भएन।

14

हेरोदले येशूको बारेमा जानकारी लिए

(मर्कस 6:14-29; लुका 9:7-9)

1 त्यस समयमा हेरोदले, गालिलका शासकबाट येशुको बारेमा खबर सुनेका थिए।
2 हेरोदले आफ्ना नोकरहरूलाई भने, “यो मानिस साँच्चै बलिस्मा दिने यहुन्ना हुन्। उनी मृत्युबाट बौरी उठेछ। यसैले यत्रो आश्चर्यकर्महरू गर्न सक्छ।”

बलिस्मा दिने यहुन्ना कसरी मारिए

3 यसअघि हेरोदले यहुन्नालाई कैद गरेका थिए। हेरोदले यहुन्नालाई साङ्गालोले बाँधेर कैदमा हालेका थिए हेरोदियासको कारणले। हेरोदियास, हेरोदको दाज्यू फिलिपकी पत्नी थिइन्।

4 यसो भनेका थिए, “तपाईं हेरोदले बृहारीलाई पत्रि बनाएर राख्नु ठीक हुदैन यसकारण यहुन्नालाई पत्रेको थिए।”

5 तर मानिसहरूदेखि उसलाई डर थियो। मानिसहरूले यहुन्नालाई एकजना अगमवक्ता भनी विश्वास गरेका थिए।

6 हेरोदको जन्म दिनमा, हेरोदियासकी छोरीले हेरोद र तिनका अतिथिहरूका निम्ति नाचेर देखाई। हेरोद खुबै खुशी भए।

7 अनि उसले चाहेको कुनै पनि चीज दिने वचन हेरोदले दिए।

8 के चाहिँ मारु पर्ने हो हेरोदियासले आफ्नी छोरीलाई सोधी। यसर्थ उसले हेरोदसँग मागी, “कृपया बलिस्मा दिने यहुन्नाको टाउको मलाई एउटा थालमा दिनुहोस्।”

9 राजा हेरोद खुबै दुःखी भए। तर छोरीले जे चाहन्थे त्यो उसलाई दिने शपथ उनले लिएका थिए। अनि हेरोदसँगै खाने मेचमा बसेका मानिसहरूले पनि यो (शपथ) सुनेका थिए। उसले आफ्नी छोरीले चाहेको कुरा ल्याउने आदेश दिए।

10 यसर्थ उनले केही मानिसहरूलाई पठाए अनि तिनीहरूले कैदमा परेका यहुन्नाको टाउको काट्न लगाए।

11 तिनीहरूले यहुन्नाको टाउको एउटा थालमा ल्याए र त्यस केटीलाई दिए। उसले यहुन्नाको टाउको आफ्नी आमा हेरोदियास कहाँ लगे।

12 यहुन्नाका चेलाहरू आए र तिनको देह लगेर गाडे। अनि तिनीहरू येशुकाँ गए र भएका घटनाहरूको वर्णन गरे।

पाँचहजारभन्दा बढी मानिसहरूलाई भोजनको प्रबन्ध

(मर्कुस 6:30-44; लुका 9:10-17; यहुन्ना 6:1-14)

13 जब येशुले यहुन्नामाथि भएका घटनाहरू सुन्नुभयो, उहाँ एउटा नाउमा चढेर निर्जन ठाउँमा जानुभयो। जब मानिसहरूले येशु गइसक्नु भएको कुरा थाहा पाए। तिनीहरूले आफ्नो शहर छोडेर जमीनको बाटो भएर येशुलाई फर्क्याए।

14 जब येशु नाउबाट उत्रनुभयो, त्यहाँ उहाँले मानिसहरूको भीड देख्नुभयो। उहाँ तिनीहरूप्रति अत्यन्त टीठाउनु भयो, अनि तिनीहरूमा विरामी परेकाहरूलाई निको पार्नु भयो।

15 त्यसै अपरान्ह चेलाहरू येशु कहाँ पुगेर भन्नलागे, “यहाँ कुनै मानिस बस्दैनन्। अनि अब धेरै ढिलो भयो, तिनीहरूलाई पठाइदिनुहोस् जसमा कि तिनीहरू आफै गएर आफ्ना निम्ति खानेकुरा किन्न सक्नुन्।”

16 येशुले भन्नुभयो, “मानिसहरू यहाँबाट नजाउन बस् तिमीहरू आफैले तिनीहरूलाई केही खानेकुराको प्रबन्ध गरिदिऊ।”

17 चेलाहरूले भने, “तर हामीहरूसित जम्मा पाँचवटा रोटी र दुइवटा माछा मात्र छन्।”

18 येशुले भन्नुभयो, “ती रोटी र माछाहरू यहाँ ल्याऊ।”

19 त्यसपछि येशुले सबै मानिसहरूलाई चाँसमा पक्ति मिलाएर बस्न लगाउनु भयो। उहाँले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेरेर परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले रोटीहरू टुक्रा पारेर चेलाहरूलाई ती रोटी दिनुभयो, अनि चेलाहरूले चाँही रोटी मानिसहरूमाझ बाडिदिए।

20 सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके, पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर बाह्रवटा टोकरीहरूमा भरे

21 त्यहाँ स्र्नीहरू र केटाकेटीहरू बाहेक प्राय पाँच हजार मानिसहरू थिए।

येशु पानी माथि हिंडुनु भयो

(मर्कुस 6:45-52; यहुन्ना 6:16-21)

22 तब येशुले चेलाहरूलाई डुङ्गामा चढेर झीलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशु त्यहाँ बस्नुभयो।

23 मानिसहरूलाई बिदा गरिसकेपछि, येशु एकलै प्रार्थना गर्नलाई डाँडामा चढनुभयो। अवेर सम्म उहाँ एकलै त्यहाँ बस्नुभयो।

24 यसबेलासम्म डुङ्गा धेरै टाढा पुगिसकेको थियो। हावा विपरित दिशाबाट चलेको कारणले छालहरूले गर्दा डुङ्गालाई कठीन परिरहेथ्यो।

25 बिहानको पहिलो प्रहारतिर, येशुका चेलाहरू डुङ्गामा नै थिए। येशु पानीमाथि हिंड्दै तिनीहरू भएतिर जानुभयो।

26 उहाँलाई पानीमा हिंड्दै गरेको देखेर चेलाहरू डराउन लागेका थिए। “यो भूत हो।” तिनीहरू डरले चिच्याए।

27 तर येशुले तत्कालै भन्नुभयो, “साहसी होऊ यो म हूँ। डराउनु पर्दैन।”

28 पत्नसले भने, “प्रभु, यदि वास्तवमा तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमाथि हिंडेर तपाईंकाँ आउन भन्नुहोस्।”

29 येशुले भन्नुभयो, “आऊ पत्नस।”

त्यसपछि पत्नसले डुङ्गा छोडे र पानिमाथि हिंड्दै येशु भएकहाँ गए।

30 पानीमाथि हिंड्दा पत्नसले तेज बतास र छालहरू आएको देखे। अनि भयभीत भए र पानीमा डुबनलागे। उनी चिच्याए, “प्रभु, मलाई बचाउनुहोस्।”

31 त्यसपछि येशुले पत्नसको हात समाद्व भयो। उहाँले भन्नुभयो, “ए अल्पविश्वासी तिमी किन शंका गर्छौं?”

32 जब पत्नस र येशु दुवै डुङ्गामा चढे आँधी पनि थामियो।

33 डुङ्गामा भएका चेलाहरूले येशुलाई आराधना गर्दै भन्न लागे, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”

येशुले धेरै बिमारी मानिसहरूलाई निको पार्नुभयो

(मर्कुस 6:53-56)

34 त्यसपछि उहाँहरू झील तरेर गनेसेरेतको किनारमा पुगनुभयो।

35 त्यस ठाउँका मानिसहरूले येशुलाई देखे। उहाँ वास्तवमा को हुनुहुन्छ भनेर तिनीहरूले जान्न पाए। तिनीहरूले त्यस क्षेत्र वरिपरिका सबै मानिसहरूलाई येशु त्यहाँ आउनु भएको छ भनेर खबर फैल्याए। धेरै रोगीहरूलाई येशुकाँ पुर्‍याए।

36 तिनीहरूले उहाँको लुगाको किनार मात्र पनि छुनलाई अनुमति मागे ताकि तिनीहरूको बिमार जाति होस्।

15

परमेश्वरको र मानिसको व्यवस्था

(मर्कस 7:1-23)

- 1 त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए। तिनीहरू यस्रशलेमबाट आएका थिए तिनीहरूले भने,
- 2 “तपाईंका चेलाहरूले किन हाम्रा पूर्वाह्रूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँइनुन।”
- 3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्दछौं?”
- 4 परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’^७ फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मारुपर्छ।’^८
- 5 तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ।
- 6 तिमीहरू त्यस मानिसलाई आफ्नो पिताको आदर गर्नु पर्दैन भन्छौ। यसरी तिमीहरू आफ्नो नियमका निम्ति परमेश्वरको आदेशलाई एकातिर पन्छाउँछौ।
- 7 तिमीहरू कपटीहरू हो। यशैयाले तिमीहरूको बारेमा सही बोले। यशैयाले भनेका थिए:

8 ‘यी मानिसहरू मलाई मुखले आदर गर्छौं भन्छन् तर तिनीहरूको हृदय मदेखि टाढा छ।

9 तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ।

तिनीहरूले आफैले रचेका नियमहरू मात्रै पालन गर्न सिकाउँछन्।’ ”

येशैया 29:13

- 10 येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूलाई केही भन्छु। सुन र यसलाई बुझ।
- 11 जे-जति कुरा मुखभित्र पर्छ, त्यसले मानिसहरूलाई अशुद्ध गराउँदैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसहरूलाई अशुद्ध तुल्याउँछ।”
- 12 तब चेलाहरू येशूकहाँ आएर उहाँलाई भने, “के तपाईंलाई थाहा भयो कि तपाईंले भन्नुभएको कुराबाट फरिसीहरू रिसिए भने तपाईंले थाहा पाउनुभयो?”
- 13 येशूले भन्नुभयो, “स्वर्गको मेरा पिताले नरोपेको प्रत्येक बोट उखेलिनेछ।
- 14 फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अशुद्ध गराउँछन्, तर तिनीहरूको अशुद्धता अर्को अशुद्धतालाई डोयाएको जस्तो हुन्छ। अनि जब एक अशुद्धता अर्को अशुद्धतालाई डोयाउँछ तब दुवै खाल्डामा पर्नेछन्।”
- 15 पत्नसले भने, “अघि तपाईंले मानिसहरूलाई भन्नु भएको कुराको हामीलाई व्याख्या गर्नुहोस।”
- 16 येशूले सोध्नुभयो, “के तिमीहरूलाई पनि यो कुरा बुझ्न अझ कठिन परिरेको छ?”
- 17 तिमीहरू जान्दैनौ कि मुखबाट खाएको खानेकुरा पेटमा पुग्दछ। अनि त्यसपछि शरीरदेखि जे कुरा बाहिर जान्छ। त्यो काम नलामे हुन्छ।
- 18 मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउँछ।
- 19 किनभने हृदयबाट यस्ता नाम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्।
- 20 यी कुराहरूले मानिसलाई अशुद्ध तुल्याउँछन्। तर हात नधोई खानाले मानिसलाई अशुद्ध तुल्याउँदैन।”

येशूबाट कनानी स्त्रीहरूलाई सहायता

(मर्कस 7:24-30)

- 21 येशू त्यो ठाउँ छोडेर जानु भयो अनि टायर र सिडोनका क्षेत्रतिर जानुभयो।
- 22 त्यस क्षेत्रकी कुनै एउटी कनानी स्त्री येशूकहाँ आई। तिनले रूँदै भनिनु, “परमप्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस। मेरो छोरीलाई भूतले सताएको छ ऊ सधैं यातनामा छे।”
- 23 तर येशूले त्यस स्त्रीलाई जवाफ दिन एउटा शब्द पनि भन्नु भएन। अनि चेलाहरू उहाँकहाँ आएर बिन्ती गर्न लागे, “कृपया यो स्त्रीलाई पठाइदिनु होस, यसले हाम्रो पिछा गर्दै कराइरहेकी छे।”
- 24 येशूले भन्नुभयो, “इसाएलका हराएको भेडाको निम्ति मात्र जानु भनी परमेश्वरले मलाई पठाउनु भएको हो।”
- 25 त्यो स्त्री फेरि येशूकहाँ आई। येशूको अघि घोटो परेर त्यसले भनी, “प्रभु, मलाई सहायता गर्नुहोस।”
- 26 उहाँले जवाफ दिनु भयो, “नानीहरूको रोटी कुकुरलाई दिनु असल हुन्छ त?”
- 27 त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले आफ्नो मालिकको टेबलबाट झरेको रोटीका टुक्राहरू खान्छन्।”
- 28 तब येशूले भन्नुभयो, “हे नारी तिमीमा दूलो विश्वास रहेछ। तिमी जे चाहान्छौ म गर्नेछु।” अनि त्यसको छोरी त्यसैबेला निको भइहाली।
- येशूले अनेक रोगहरू निको गर्नुभयो
- 29 त्यसपछि येशूले त्यो ठाउँ छोड्नुभयो अनि गालील झीलको किनारमा जानुभयो। येशू डाँडामा चढ्नु भयो र त्यहाँ बसुभयो।
- 30 धेरै, मानिसहरू येशूकहाँ आए। ती मानिसहरूले थुप्रै रोगीहरूलाई लिएर आए अनि येशूको अघि राखिदिए। लड्गडा, अन्धा, गुंगा अनि बहिरा भीडद्वारा ल्याइएका थिए। येशूले यी सबैलाई निको पारिदिनु भयो।
- 31 लाटारहरू बोलन सक्ने भए लुलाहरू बलिया भए हिँड्न नसक्नेहरू फेरि हिँड्न सक्ने भए र अन्धाहरू फेरि देख्न सक्ने भए यस्तो आश्चर्य देखेर ती मानिसहरू चकित भएर पहिले यस्तो कहिल्यै देखिएको थिएन भन्दै इसाएलका परमेश्वरलाई धन्यवाद चढाए।

येशूले चार हजारभन्दा धेरै मानिसहरूलाई खुवाउनु भएको

(मर्कस 8:1-10)

- 32 येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो, “यी मानिसहरूलाई देखेर मलाई दया लागेको छ। अहिले तिनीहरू मसँग तिनदिनदेखि छन्, अनि तिनीहरूको खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन चाहन्न घर जाने बाटोमा तिनीहरू मुर्छा पर्न सक्छन्।”
- 33 चेलाहरूले येशूलाई सोधे, “यी मानिसहरूलाई खुवाउन यति विघ्न भोजन हामी कहाँ पाउन सक्छौं? शहरदेखि हामी धेरै टाढा छौं।”

७ 15:4: प्रस्थान 20:12; व्यवस्था 5:16 बाट उद्धृत गरिएको।

८ 15:4: प्रस्थान 21:17 बाट उद्धृत गरिएको।

- 34 येशूले जवाफ दिनु भयो, “तिमीहरूसित कतिवटा रोटी छन्?”
 चेलाहरूले जवाफ दिए, “हामीसित सातवटा रोटी र केही ससाना माछा छन्।”
 35 येशूले सबैलाई भईमा बस् भन्नुभयो।
 36 येशूले सातवटा रोटी र केही माछा लिनुभयो। अनि भोजनकोलागि परमेश्वरलाई धन्यवाद दिनुभयो। उहाँले ती रोटीलाई भाँचेर चेलाहरूलाई दिनुभयो। तिनीहरूले मानिसहरूलाई बाँडिदिए।
 37 सबै मानिसहरू खाए र तृप्त भए। चेलाहरूले उब्रेका रोटीको टुक्राहरू बटुले ती सात टोकीभरि भए।
 38 त्यहाँ प्राय चार हजार मानिसहरू थिए। जसले खाए। त्यसमा स्त्री र बालकहरू पनि थिए।
 39 जब तिनीहरूले खाए येशूले तिनीहरूलाई आ-आफ्नो घर पठाउनुभयो अनि उहाँ एउटा डुङ्गामा चढेर मगदानको क्षेत्रमा जानुभयो।

16

यहूदी नेताहरूद्वारा येशूको परीक्षा
 (मर्कस 8:11-13; लुका 12:54-56)

- 1 फरिसीहरू र सदुकीहरू येशूका आएका। तिनीहरू येशूको परीक्षा लिन चाहन्थे। अनि तिनीहरूले येशूलाई परमेश्वरबाट आएको हो भन्ने प्रमाणको निम्ति चमत्कार देखाउन विन्ती गरे।
 2 येशूले भन्नुभयो, “जब तिमीहरूले सूर्यास्त भएको देख्छौ, तिमीहरू भन्छौ, आकाश रातो छ, मौसम राम्रो हुनेछ।
 3 अनि बिहान तिमीहरू भन्छौ। आकाश अन्धकार र रातो छ, यसकारण आज आँधी चल्ने छ। यी मौसमका संकेतहरू हुन्। जब तिमीहरू आकाशमा हेरेर त्यसको संकेत बुझ्छौ। भने, अहिले के भइरहेछ त्यो तिमीहरूले बुझ्नु पर्छ। यी पनि संकेतहरू हुन्। तर यी संकेतहरूको अर्थ तिमीहरू बुझ्दैनौ।
 4 दुष्ट र पापी मानिसहरूले चिन्हको निम्ति चमत्कार खोज्छन्। तर तिनीहरूलाई योनाको चिन्ह।* बाहेक अरु चिन्ह देखाइनेछैन।” त्यसपछि अन्त कतै जानका निम्ति उहाँले त्यो स्थान छोड्नु भयो।

येशूद्वारा यहूदी नेताहरूलाई चेताउनी
 (मर्कस 8:14-21)

- 5 येशू र उहाँका चेलाहरू गालील झीलको अर्कोतिर जानुभयो। तर चेलाहरूले आफूसँग रोटी लैजान भुले।
 6 येशूले तिनीहरूलाई भन्नुभयो, “आँफैलाई बचाऊ। फरिसीहरू र सदुकीहरूको खमीर चालबाट आँफैलाई जोगाऊ।”
 7 चेलाहरूले यो भनाइको विषयमा बहस गर्न थाले तिनीहरूले भने, “मीले आफूसँग रोटी नल्याएको हुनाले उहाँले यसो भन्नुभएको हो भनी बहस गर्न थाले?”
 8 येशूले चेलाहरूका धारणा बुझ्नुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “न रोटीको विषयमा तिमीहरू कुरा गर्न लागिरेछौ? तिमीहरूसित कमजोर विश्वास छ।
 9 तिमीहरूले किन अझै नबुझेको? पाँचवटा रोटी जो पाँच हजार मानिसहरूलाई खुवाइए पछि तिमीहरूले कतिवटा टोकी बटुल्यौ तिमीहरूलाई याद भएन?
 10 अनि त्यसरीनै चार हजार मानिसहरूले सातवटा रोटी खाएको कुरा र कति टोकी तिमीहरूले बटुल्यौ, तिमीहरूलाई थाहा छैन?
 11 यसर्थ म रोटीको विषयमा कुरा गरीहेको होइन भनेर तिमीहरू किन बुझिरहेका छैनौ? म तिमीहरूलाई फरिसीहरू र सदुकीहरूको खमीरको विरुद्ध सावधान हुन भन्दैछु।”
 12 तब उहाँले रोटीको खमीर देखि होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षा देखि तिनीहरू होशियार बस्नु भन्नु भएको रहेछ भनी तिनीहरूले बुझे।

येशू नै खीष्ट हुनुहुन्छ पत्रस भन्छन्
 (मर्कस 8:27-30; लुका 9:18-21)

- 13 जब येशू सिजरिया फिलिपीका इलाकामा पुग्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “म मानिसको पुत्र हूँ। मानिसहरू मलाई को हो भन्छन्?”
 14 चेलाहरूले जवाफ दिए, “कसैले तपाईंलाई बमिसमा दिने यहून्ना हुन् भन्दछन्। कसैले तपाईंलाई एलिया हुन् भन्दछन्। अनि कसैले तपाईंलाई यर्मिया अथवा कुनै अगमवक्ताहरू मध्ये एकजना ठान्छन्।”
 15 तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू चाहि मलाई को हो भन्छौ?”
 16 शिमोन पत्रसले जवाफ दिए, “तपाईं खीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।”
 17 येशूले भन्नुभयो, “तिमी धन्य हौ, हे योनाको छोरो शिमोन। कुनै पनि मानव जातिले तिमीलाई यो सिकाएको होइन। स्वर्गमा भएका मेरा पिताले तिमीलाई प्रकाश गरिदिनुभएको हो।
 18 यसैले म भन्दछु, तिमी पत्रस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू सामर्थ हुनेछैनन्।
 19 म स्वर्गका साँचोहरू (चाबी) तिमीहरूलाई दिनेछु। जब तिमी यो पृथ्वीमा न्यायका लागि बोल्नेछौ तब त्यो न्याय परमेश्वरको न्याय हुनेछ। जब तिमीले यो पृथ्वीमा कसैलाई क्षमा दिनेछौ तब त्यो क्षमा परमेश्वरको क्षमा हुनेछ।”
 20 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई कसैलाई पनि उहाँ खीष्ट हुनुहुन्छ भनि नभन्नु भनी चेताउनी दिनुभयो।

आफूले मर्नुपर्छ भनी येशू बताउनुहुन्छ
 (मर्कस 8:31-9:1; लुका 9:22-27)

- 21 त्यसै बेलादेखि येशूले आफ्ना चेलाहरूलाई आफू यस्सलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहातीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नु हुनेछ।
 22 येशूलाई एकैले एकातिर लगेर टिका टिप्पणी गर्न लागे। पत्रसले भने, “परमेश्वरले तपाईंलाई यस्ता कुराबाट बचाउनु हुनेछ, हे परमप्रभु तपाईं माथि यस्ता कुराहरू आउने छैनन्।”

* 16:4: योनाको चिन्ह को अर्थ योना ठुलो माछाको पेटभित्र तीन दिन सम्म रहे जस्तै येशू चिहान भित्र तीन दिन रहनु भयो। (योना 1-2)

23 तब येशूले पत्रसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेस्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तैसोच्यौ।”

24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्ने पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ।

25 जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षागर्छ।

26 यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नालाई कुनै मानिसले के दिनसक्छ?

27 आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यसबेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ।

28 तिमीहरूलाई साँचो भन्दछु। कोही मानिस जो यहाँ उभिरहेको छ, त्यसले आफ्नो मृत्यु हुनु भन्दा अघि मानिसका पुत्रको राज्य आएको देख्छेन।”

17

येशू मोशा र एलियासंग देखिनु हुन्छ
(मर्कुस 9:2-13; लुका 9:28-36)

1 त्यसको छ दिनपछि, येशू आफूसंग पत्रस, याकूब अनि यहूना (याकूबको दाज्य) लाई लिएर एउटा अग्लो पर्वततिर लाग्नु भयो। तिनीहरू सुनसान ठाउँमा थिए।

2 तिनीहरूको आंखा अघि, येशू परिवर्तन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो। अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो।

3 तब तिनीहरूले दृङ्गना मानिसहरूलाई येशूसँग बातचीत गरिरहेका देखे। तिनीहरू मोशा र एलिया थिए।

4 पत्रसले येशूलाई भने, “प्रभु, यो उत्तम हो कि हामी यहाँ छौं। यो उत्तम हो यदि तपाईं इच्छा गर्नुहुन्छ भने म यहाँ तीनवटा आश्रयहरू निर्माण गर्नुछु, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति अनि एउटा चाहिँ एलियाको निम्ति।”

5 जब पत्रस कुरा गरिरहेका थिए, एककासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”

6 चेलाहरूले त्यो आवाज सुने। तिनीहरू खुबै डराए अनि तिनीहरू घोप्टो परे।

7 तर येशू आफ्ना चेलाहरूसँग आउनुभयो। अनि तिनीहरूलाई छुनु भयो। उहाँले भन्नुभयो, “उठ। तिमीहरू डराउनु पर्दैन।”

8 चेलाहरूले पुलकक हरे, तर कसैलाई देखेनन्। त्यहाँ येशू मात्र हुनुहुन्थ्यो।

9 येशू र उहाँका चेलाहरू पहाडबाट ओर्लदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घटनाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नु।”

10 चेलाहरूले येशूलाई प्रश्न गरे, “किन व्यवस्थाका शास्त्रीहरूले ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनु पर्छ भनेका हुन्?”

11 येशूले भन्नुभयो, “एलिया आउँदछन् भनेर तिनीहरूले ठीक भनेका हुन्। अनि यो साँचो हो कि एलिया आउनेछन् र सबै कुराको ठीकसित व्यवस्था गर्नेछन्।

12 तर म तिमीहरूलाई भन्दछु, एलिया अघिने आइसकेका छन् तर तिनीहरू उनलाई चिन्दैनन्। उनलाई तिनीहरूले आफूले जे चाहे त्यही गरे। त्यसरी नै मानिसका पुत्रले पनि तिनीहरूका हातबाट यातना पाउने छन्।”

13 तब चेलाहरूले तिनीहरूलाई बस्मिमा दिने यहूनाको बारेमा भन्नुभएको रहेछ भनी बुझे।

येशूले रोगी केटोलाई निको पार्नुहुन्छ
(मर्कुस 9:14-29; लुका 9:37-43)

14 येशू अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो।

15 त्यो मानिसले भन्यो, “परमप्रभु, मेरो छोरोप्रति दया गर्नुहोस्। उसलाई छोरोरोग लागेकोछ र यसै द्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लड्छ।

16 मैले मेरो छोरोलाई तपाईंको चेलाहरूसँग ल्याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्।”

17 येशूले जवाफ दिनभयो, “तिमीहरूमा विश्वास छैन। तिमीहरूको जीवनने भ्रष्ट छ। तिमीहरूसँग म कहीलेसम्म बस् सक्ँला? तिमीहरूसँग कहिलेसम्म म धैर्य गरिबस्? त्यस केटोलाई यता ल्याऊ।”

18 येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो।

19 तब चेलाहरू येशूसँग एकान्तमा आए। तिनीहरूले भने, “हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियौं। तर हामीले त्यसलाई भगाउन सकेनौं। किन हामीहरूले भूत भगाउन सकेनौं?”

20 येशूले जवाफ दिनभयो, “तिमीहरूले भूत भगाउन सकेनौं, किनभने तिमीहरूमा विश्वास एकदमै कमती छ म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुँदा हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस ढाँडालाई आज्ञा दिन सक्ने थियौं। ‘अनि त्यो सर्न थियो!’ सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो।”

21 *

येशू आफ्नो मृत्यु बारे चर्चा गर्नुहुन्छ
(मर्कुस 9:30-32; लुका 9:43-45)

22 त्यसपछि, चेलाहरू गालीलामा भेला भए। येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूको नियन्त्रणमा सुम्पिनेछ।

23 ती मानिसहरूले मानिसको पुत्रलाई मारिदिनेछन्। तर तेस्रो दिनमा मानिसको पुत्र बौरी उठ्नेछन्।” येशूलाई मारिनेछ भन्ने सुनेर चेलाहरू खुबै दुखित भए।

येशूद्वारा महसूल तिर्ने बारे शिक्षा

24 येशू चेलाहरूलाई लिएर कफर्नहूममा जानुभयो। कफर्नहूममा केही मानिसहरू पत्रसकहाँ आए। ती मानिसहरू दोहोरो महसूल उठाउनेहरू थिए। तिनीहरूले सोधे, “के तिमीहरूका गुस्ले दोहोरो महसूल तिर्नु हुन्छ?”

* 17:21: केही ग्रीक प्रतिलिपिहरूमा पद 21 मा थपिएको छ: “यस्तो प्रकारको दुष्ट-आत्मा केवल प्रार्थना वा उपासद्वारा मात्र निस्कन्छ।”

25 पत्रसले जवाफदिए, “हो, येशले ती करहः तिर्नुहन्छ।”

त्यसपछि पत्रस येशू भएको घरमा गए। पत्रसले केही बोलन अधिने, येशले भन्नुभयो, “यो संसारमा राजाले मानिसहरूबाट विभिन्न प्रकारका करहरू प्राप्त गर्दछन्। तर महसूल तिर्ने मानिसहरू को हुन्? के तिमीहरू राजाका परिवारका मानिसहरू हुन्? अथवा ती अरू मानिसहरू हुन्? तिमी यस प्रति के भनाईछ?”

26 पत्रसले जवाफ दिए, “अरू मानिसहरूले महसूल तिर्छन्।”

येशले भन्नुभयो, “त्यसो भए राजाका आफ्ने परिवारले महसूल तिर्ने आवश्यकता पर्दैन।

27 तर हामी यी महसूल उठाउनेहरूलाई रीस उठाउन चाँहिदैनौं। यसर्थ यसप्रकारले महसूल बढ्जाऊ। पोखरीमा जाऊ र माछा समात्र बल्छीहान। तिमीले समातेको पहिलो माछा लेऊ, त्यसको मुख खोल र तिमीले चार ड्रकामाको एउटा मुद्रा पाउनेछौं। त्यो मुद्रा महसूल उठाउनेहरूलाई देऊ। त्यसैबाट तिमी र मेरो महसूल चुक्ता हुनेछ।”

18

येशू सोध्नुहुन्छ सबभन्दा महान को हो?

(मर्कुस 9:33-37; लुका 9:46-48)

1 त्यसैबेला चेलाहरू येशूकहाँ आए र सोधे, “स्वर्गको राज्यमा सबभन्दा महान को होला?”

2 येशूले एकजना सानो बालकलाई आफूकहाँ बोलाउनुभयो। अनि चेलाहरूको अथि त्यो बालकलाई उभ्याउनु भयो।

3 अनि भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिने भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौं।

4 जसले आफूलाई यो सानो बालक झैं आफूलाई नम्र बनाउन सक्छ स्वर्गको राज्यमा उही महान हुन्छ।

5 “यदि कुनै मानिसले मेरो नाममा यो बालकलाई ग्रहण गर्छ भने, उसले मलाई ग्रहण गरेको हुनेछ।

पापको बारेमा चेताउनी

(मर्कुस 9:42-48; लुका 17:1-2)

6 “यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पाउँछ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त पाँटीमा एउटा टुलो जाँतो झण्ड्याएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ।

7 जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दुःख मान्छु। यस्तो घटना हुनेपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन।

8 “यदि तिमी हात वा खुट्टाले तिमीलाई पाप गर्नलाई उँछ भने त्यसलाई काटेर फालिदेऊ। दुइहात वा खुट्टा सहित निरन्तर नरकको आगोमा जलनुभन्दा त बरू शरीरको एउटा अंग गुमाएर सधैं भरि बाँच्नु असल हो।

9 यदि तिमी आँखाले तिमीलाई पापगर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुइवटा आँखा भएर सधैं भरिले नरकको अग्निमा फसिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमी निम्ति असल हुनेछ।

हराएको भेडाको उखान

(लुका 15:3-7)

10 “होशियार बस। यी साना बालकलाई तुच्छ नठान। म तिमीहरूलाई भन्दछु यी बालकहरूका स्वर्गमा दुतहरू छन्। अनि ती दूतहरू स्वर्गमा मेरा पिताका साथमा छन्।

11 * परमेश्वरको पुत्र हराएकाहरूलाई वचाउन आउनु भएको छ।

12 “तिमीहरू के सोच्छौ? यदि कुनै मानिसको 100 वटा भेडाहरू छन्, अनि कुनै एउटा हराएको छ, भने अरू 99 वटा भेडालाई डाँडामा छोडेर ऊ हराएको एउटा भेडालाई खोज्न जाँदैन? के यो ठीक होइन?

13 अनि जब उसले हराएको भेडा भेटाउँछ तब ऊ आफूसित भएका 99 वटा भेडामा भन्दा त्यो एउटा भेडा पाएर रमाउनेछ। म तिमीहरूलाई साँचो भन्दछु।

14 त्यसरीनै तिमी स्वर्गका पिताको इच्छा यो छ कि यी मध्ये कुनै पनि साना बालकहरू नहराओस।

जब कसैले गलती गर्छ

(लुका 17:3)

15 “यदि तिमी भाइ वा बहीनीले तिमी विस्वामा केही गलती गर्थो भने जब उ एकान्तमा हुन्छ तिमी उसकोमा जाऊ। अनि उसले के गलती गरेको छ भनेर स्पष्टाऊ। यदि त्यो मानिसले तिमीलाई सुन्न चाहे, भने उसलाई तिमीले आफ्नो गरायो।

16 यदि उसले सुन्न अस्वीकार गर्थो भने अरू एक वा दुइ मानिसहरूलाई ल्याऊ जसमा ती दुइ वा तीन साक्षीहरूले त्यहाँ जे जति कुरा भए ती प्रमाणित गर्नेछन्।

17 यदि उसले तिमीहरूका कुरा पनि सुन्न मानेन भने यस मण्डली समक्ष ल्याऊ। मण्डली समुदायले भनेको कुरा मानेन भने उसलाई परमेश्वरमा विश्वास नगर्ने र महसूल उठाउने सरह व्यवहार गर।

18 “म तिमीहरूलाई साँचो भन्दछु। जब यो पृथ्वीमा तिमी न्यायको लागि बोल्दछौ, त्यो न्याय परमेश्वरबाट हुनेछ। जब तिमीले यो पृथ्वीमा क्षमाको बचन दिन्छौ, त्यो क्षमा परमेश्वरबाट हुनेछ।

19 म तिमीलाई भन्छु, यो पृथ्वीमा केही कुराको बारेमा तिमीहरूमध्ये दुइजना मिलेर सहमत भयो भने त्यसको निम्ति प्रार्थना गर्नसक्छौ। अनि तिमीहरूले जुन चीजको निम्ति प्रार्थना गर्छौ त्यो मेरा स्वर्गीय पिताबाट प्राप्त गर्नेछौ।

20 यो साँचो हो, किनभने दुई वा तीनजनाले म माथि विश्वास गरेर भेला हुन्छन्, भने, म त्यहाँ तिमीहरूका साथमा हुनेछु।”

क्षमाको उखान

21 त्यसपछि पत्रस येशूकहाँ आएर सोधे, “प्रभु मेरो भाईले मेरो विरोधमा घरिघरि गलती गर्दछ, तब मैले कति पटक सम्म उसलाई क्षमा गर्नु? के सातपटक सम्म?”

* 18:11: केही ग्रीक प्रतिलिपिहरूमा पद 11 मा थपिएको छ: “मानिसको पुत्र हराएकाहरूलाई खोज्न र उदार गर्न आएको हो।” हेर्नुहोस् लुका 19:10

22 येशुले जवाफ दिनुभयो, “म तिमीहरू सबैलाई भन्दछु, यदि उसले आफ्नो गलती गरिरह्यो भने पनि तिमीले सात गुणा सत्तरी पटकसम्म क्षमा दिनुपर्छ।”

23 “यसकारण स्वर्गको राज्य एउटा राजा जस्तै हो जसले आफ्ना नोकरहरूबाट हिसाब मिलाउने निश्चय गर्‍यो।

24 राजाले हिसाब मिलाउन शुरू गरे। उसको एउटा नोकर हजारौं चाँदीको सिक्काको ऋणी थियो।

25 त्यो नोकर आफ्नो ऋण तिर्न असमर्थ थियो। राजाले उसलाई, उसका प्री, उसका नानीहरू अनि उसित भएका सबै कुरा बेचेर ऋण चुकाउनलाई आदेश गरे।

26 “तर त्यो नोकरले मालिकको खुट्टामा घोचोटेपरेर विन्ती गर्‍यो, ‘मेरो निम्ति केही धैर्य गरीदिनुहोस्। अनि मलाई लागेको जे जति ऋण म तिर्नेछु।’

27 यो सुनेर राजालाई नोकरप्रति दया जाग्यो। तब उसले त्यो ऋण तिर्नु पर्दैन भनी भन्यो अनि उसलाई ऋण मुक्त भएर जान दियो।

28 “केही समय पछि, त्यो नोकरले अर्को नोकरलाई भेटायो, जसले उसबाट एकसय चाँदीका सिक्का ऋण लिएको थियो। उसले त्यसको घोक्रो अँठ्याएर भन्यो, ‘मेरो ऋण तुरुन्तै तिरिहाल।’

29 “त्यो नोकर घुँडा टेकेर विन्ती गर्न लाग्यो, ‘म माथि दया गर्नुहोस् म तपाईंको सबै ऋण चुक्ता गर्नेछु।’

30 “तर त्यो पहिले नोकरले धैर्य गर्न सकेन। त्यसले अर्को नोकरको विस्त्रु न्यायधीश समक्ष नालिश हाल्यो अनि उसलाई जेलमा पुर्याइदियो। ऋण चुक्ता नगरुञ्जेल त्यो जेलमा बस्नु पर्यो।

31 अरू सबै नोकरहरूले यो घटना देखे। तिनीहरू दुःखी भए र तिनीहरूले आफ्ना मालिकलाई यो घटनाको वृत्तान्त सुनाइदिए।

32 “तब मालिकले नोकरलाई बोलाए र उसलाई भने, ‘तँ दुष्ट नोकर रहेछस्। तैले म बाट धेरै ऋण लिएको थिईस्। तर तैले मसित विन्ती गरेको हुनाले मैले त्यो माफ गरिदिए। तर तैले तेरो ऋणीलाई दया देखाउन सकिनस।

33 मैले तँलाई दया गरे जस्तै तैले पनि त्यसलाई दया गर्नु पर्ने होइन।’

34 मालिक खुबै रिसाए र दण्डको दिनको निम्ति त्यस नोकरलाई जेलमा हालिदिए। सम्पूर्ण ऋण चुक्ता नतिरुञ्जेल तिनी त्यो जेलमा नै बस्नुपर्‍यो।

35 “राजाले पनि स्वर्गमा भएका मेरा पिताले जे गर्नुहुन्छ त्यही गर्‍यो यदि तिमीहरू प्रत्येकले आफ्ना भाइ-बहिनीहरूलाई आफ्ना हृदयले क्षमा गरेनौ भने मेरो स्वर्गको पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुने छैन।”

19

येशुद्वारा सम्बन्ध विच्छेद बारे शिक्षा

(मर्कुस 10:1-12)

1 यी सबै कुराहरू सुनाएपछि येशुले गालील छाड्नुभयो। यर्दन नदीको पारिपट्टि छेउमा भएको यहूदिया क्षेत्रभित्र उहाँ पुग्नुभयो।

2 धेरै मानिसहरू येशुको पछिलगो। येशुले रोगी मानिसहरूलाई निको पारिदिनु भयो।

3 केही फरिसीहरू येशुकहाँ उहाँको परीक्षा गर्न त्यहाँ आए। तिनीहरूले येशुलाई सोधे, “के कुनै पनि निहुँमा कसैले आफ्नी पत्नीलाई त्याग्न सक्छ?” तिनीहरू येशुले केही गलत कुरा बोलेको चाहान्थे।

4 येशुले जवाफ दिनुभयो, “के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो, ‘उहाँले नर र नारी बनाउनु भयो।’^{*}

5 अनि परमेश्वरले भन्नु भयो, ‘त्यसकारण मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसँग मिलेर बस्छ। यसरी यी दुइ मानिसहरू एक हुनेछन्।’^{*}

6 यसर्थ दुइजना मानिसहरू दुई रहदैनन् तर एउटै हुन्छन्। परमेश्वरले यी दुइलाई एउटै बनाउनु भएको हो। यसैकारणले कसैले तिनीहरूलाई अलग पार्नु हुँदैन।”

7 फरिसीहरूले सोधे, “यदि त्यसो भए मोशाले किन एउटा मानिसलाई विवाह विच्छेदको कागज लेखेर आफ्नी पत्नीसित सम्बन्ध विच्छेद हुन्छ भन्ने आज्ञा दिए?”

8 येशुले भन्नुभयो, “मोशाले तिमीहरूलाई आफ्नी पत्नीसँग विवाह विच्छेद गर्ने अनुमति दिएको कारण के हो भने तिनीहरूले परमेश्वरको शिक्षालाई स्वीकार गर्न अस्वीकार गरेको थियो। तर शुरूमा यस्तो थिएन।

9 म भन्दछु जसले आफ्नो पत्नीलाई त्यागेर अर्को स्त्रीसँग विवाह गर्दछ उसले व्यभिचार गर्दछ। एउटा मानिसले आफ्नी स्त्रीलाई त्यागेर अर्की पत्नीसँग त्यतिबेला विवाह गर्न पाउँदछ जब उसको पहिलेकी पत्नीले अरू कुनै मानिससँग व्यभिचार गर्दछे।”

10 चेलाहरूले येशुलाई भने, “यदि त्यही कारणले मात्र एउटा मानिसले आफ्नो पत्नीलाई त्याग्न सक्छ भने विवाह नगर्नु नै असल हुन्छ।”

11 येशुले जवाफ दिनुभयो, “सबैले विवाह सम्बन्धी यो सत्यतालाई मान्न सक्नेनन्। तर परमेश्वरले कसै-कसैलाई मात्र यो कुरा मान्न सक्ने बनाउनु भएको छ।

12 कोही मानिसहरूले किन विवाह गर्न सक्दैन भन्ने बारेमा विभिन्न कारणहरू छन्। तिनीहरूमध्ये कोही सन्तान जन्माउने क्षमता भएका हुन सक्छन् कोही मानिसहरूलाई, अरू मानिसहरूले केही समय पछि त्यस्तो गराएको हुन्छ। कोही अरू स्वर्गको राज्यको निम्ति विवाह अस्वीकार गर्छन्। तर विवाह गर्नेले विवाह सम्बन्धी यो शिक्षा मान्नु पर्दछ।”

येशुद्वारा बालकहरूको स्वागत

(मर्कुस 10:13-16; लुका 18:15-17)

13 त्यसपछि मानिसहरू आफ्ना बाल-बालिकहरूलाई लिएर येशुकहाँ गए ताकि उहाँले तिनीहरू माथि आफ्ना हात राखेर प्रार्थना गरिदिनु भएको चाहन्थे। जब उहाँका चेलाहरूले यो देखे, तिनीहरूले मानिसहरूलाई हप्काएर त्यसो गर्न दिएनन्।

14 तर येशुले भन्नुभयो, “स-साना बालकहरूलाई मकहाँ आउन नरोक। किनभने स्वर्गको राज्य यी साना बालकहरू जस्तै मानिसहरूको हो”

15 त्यसपछि तिनीहरूमाथि हात राखेर येशु त्यहाँबाट जानुभयो।

धनी मानिसबाट येशुलाई ग्रहन गर्न अस्वीकार

(मर्कुस 10:17-31; लुका 18:18-30)

16 एउटा मानिस येशुकहाँ आएर सोध्यो, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्नका लागि मैले के गर्नु पर्छ?”

17 येशुले जवाफ दिनुभयो, “असल के हो? मलाई किन यसरी सोध्दैछौ? परमेश्वर मात्र असल हुनुहुन्छ। यदि तिमी अनन्त जीवन पाउन चाहन्छौ भने, तिमीले आज्ञाहरू पालन गर्नु पर्दछ।”

^{*} 19:4: उत्पत्ति 1:17; 5:2 बाट उद्धृत गरिएको। ^{*} 19:5: उत्पत्ति 2:24 बाट उद्धृत गरिएको।

- 18 त्यस मानिसले सोध्यो, “कुन आज्ञाहरू?”
 येशूले जवाफ दिनुभयो, “कसैको हत्या नगर, कसैसित व्यभिचार नगर, झटो गवाही नदेऊ, अरूको निन्दा गर्नु हुँदैन,
 19 आफ्ना आमा-बाबुको आदर गर।”^{*} अनि ‘आफैलाई प्रेम गरे जस्तो अरूलाई पनि प्रेम गर।’^७
 20 त्यो जवान मानिसले भने, “मैले यी सब आज्ञाहरू पालन गरेको छु। अब अरू मैले के गर्नु पर्छ?”
 21 येशूले भन्नुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने, आफूमा भएको जे जति चीजहरू छन् त्यो बिक्री गर। त्यसबाट आएको पैसा-रूपीयौं गरीबाहरूलाई बाँड। तिमिले त्यसो गर्थौ भने तिमिले स्वर्गमा भएको सम्पत्ति प्राप्त गर्नेछौ। तब तिमी आएर मेरो पछि लाग।”
 22 तर त्यो कुरा सुनेर त्यो जवान मानिस खुबै निराश भयो किनभने त्यो धनी मानिस थियो। यसर्थ ऊ येशूलाई छोडेर गइहाल्यो।
 23 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। एउटा धनी मानिसलाई स्वर्गको राज्यमा पस्न खुबै कठिन हुन्छ।
 24 धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न भन्दा बरू ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो पर्नेछ।”
 25 जब चेलाहरूले यस्ता कुरा सुने, तिनीहरू खुबै चकित भए। तिनीहरूले सोधे, “यदि यस्तो भए कसले उदार पाउन सक्छ त?”
 26 येशूले चेलाहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूको निम्ति यो असम्भव छ। तर परमेश्वरको निम्ति हेरेक कुरा सम्भव छ।”
 27 पत्नसले येशूलाई भने, “हामीले आफूसित भएका प्रत्येक कुरा त्यागेर तपाईंको पछि लाग्यौं। त्यसो भए हामीले के पाउनेछौं।”
 28 येशूले चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ। अनि तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इस्राएल गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ।
 29 अनि ती जस-जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, बाबु-आमा, छोरा-छोरीहरू, अनि जग्गा-जमीनहरू छोडेका छन् तिनीहरूले छोडेको भन्दा धेरै पाउनेछन्। तिनीहरूले अनन्त जीवन पाउनेछन्।
 30 अहिले उच्च ओहोदामा पुगेकाहरू सबैले भविष्यमा होचो स्थान पाउनेछन्। धेरै जसो जो निम्न स्थानमा परेका छन् भविष्यमा उच्च ओहोदामा पुग्नेछन्।

20

खेतालाहरूको उखान

- 1 “स्वर्गको राज्य एउटा जमीनको मालिक जस्तो हो जसको दाखबारी छ। एक बिहान सबै आफ्नो दाखबारीमा ज्यालामा काम गराउन खेतालाहरूको खोजी गर्थे।
 2 उसले एक दिनको ज्याला चाँदीको एक सिक्का दिने बन्दोबस्त गरी खेतालाहरूलाई दाखबारीमा काम गर्न पठायो।
 3 “प्राय नौ बजेतिर बजार गर्न भनी ऊ बाहिर गयो उसले केही मानिसहरू उभिरहेको देख्यो अनि तिनीहरूलाई सोध्यो
 4 ‘तिमीहरू मेरो बारीमा गएर काम गर्छौ भने म तिनीहरूलाई उचित ज्याला दिनेछु।’
 5 त्यसपछि तिनीहरू काम गर्नलाई दाखबारीमा गए।
 6 “फेरि त्यो मानिस एकपल्ट प्राय बाह्र बजे तिर अर्कोपल्ट तीन बजेतिर बाहिर निस्कियो। दुवैपल्ट तिनले दाखबारीमा काम गर्नलाई ज्याला दिएका खेतालाहरूलाई ल्यायो।
 7 फेरि प्राय पाँच बजे उ बजार गर्न निस्कियो। फेरि केही मानिसहरूलाई केही नगरी त्यसै उभिरहेको देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘केही काम नगरी तिमीहरू किन यहाँ बसिरहेका छौ?’
 8 “मानिसहरूले भने, ‘कसैले हामीलाई काममा लाएनन्।’
 9 “उसले भन्यो, ‘त्यसो भए तिमीहरू पनि मेरो दाखबारीमा गएर काम गर्न सक्छौ।’
 10 “जब साँझ पर्‍यो त्यो खेतको मालिकले खेतालाहरूको निरीक्षकलाई भन्यो, ‘सबै खेतालाहरूलाई बोलाएर तिनीहरूको ज्याला बाँडि देऊ। सब भन्दा पछि आएका खेतालादेखि ज्याला बाँड्न थाले।’
 11 “पाँच बजेतिर आएर काम थाल्ने खेतालाहरूले आफ्नै ज्याला पाए। तिनीहरू प्रत्येकले एउटा चाँदीको सिक्का पाए।
 12 त्यसपछि पहिले ल्याएका खेतालाहरूले आफ्ना खर्च पाए। तिनीहरूले पहिले पाएका खेतालाहरू भन्दा बढा ज्याला पाउने आशा गरेका थिए। तर तिनीहरूले पनि अरूले जस्तै एक-एकवटा चाँदीको सिक्का मात्र पाए।
 13 जब तिनीहरूले एउटा मात्र चाँदीको सिक्का पाए तिनीहरूले मालिकसित गनगन गरे।
 14 खेतालाहरूले विरोध गरे, ‘पछि आएकाहरूले एक घण्टा मात्र काम गरेका छन्। तर तिनीहरूलाई पनि हामीलाई जस्तै एउटा चाँदीको सिक्का दिइयो। अनि हामीले भने दिन भरि प्रचण्ड घाममा काम गरेका छौं।’
 15 “तर जमीनको मालिकले, खेतालाहरूमध्ये एकजनालाई भन्यो, ‘सार्थी, मैले तिमीलाई अन्याय गरेको छैन। एउटा चाँदीको सिक्कामा नै काम गर्न मसित तिमीहरू मानेको थियो। होइन?
 16 यसैले आफ्नो ज्याला थाप र बाटो लाग ज्यालामा ल्याएको अन्तिम खेतालालाई पनि तिमीलाई जस्तै दिन चाहन्छु।
 17 के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसँग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईष्ठा लाग्यो?’
 18 “त्यसरी अहिले पछि हुने भविष्यमा अधि हुनेछ अनि जो अहिले पहिलो स्थानमा छ भविष्यमा अन्तिम स्थानमा हुनेछ।”

येशूले आफ्नै मृत्युको कुरा गर्नु हुन्छ

(मर्कस 10:32-34; लुका 18:31-34)

- 17 येशू यसशलेम जानु हुँदैथियो। उहाँका बाह्रै जना चेलाहरू पनि उहाँका साथमा थिए। जब उनीहरू जाँदै थिए, येशूले तिनीहरूलाई भेला गरेर मानिसगत रूपमा कुरा गर्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो,
 18 “हामी यसशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्था शाहीहरूको हातमा सुम्पिनेछ। तिनीहरूले मानिसका पुत्रलाई मृत्यु दण्डदिनेछन्।
 19 तिनीहरूले मानिसको पुत्रलाई गैर-यहूदीहरूका हातमा सुम्पनेछन्। तिनीहरूले उसलाई गाली गर्नेछन्, कोरा लाउनेछन् कूसमा झुण्ड्याएर मार्नेछन्। तर मेरो के तैयो दिनमा उ बौरी उठ्नेछ।”

आमाको विन्ती छोराहरूको निम्ति

(मर्कस 10:35-45)

* 19:19: प्रस्थान 20:12-16; व्यवस्था 5:16-20 बाट उद्धृत गरिएको।

* 19:19: लेवी 19:18 बाट उद्धृत गरिएको।

20 तब जब्दीकी पत्री येशूकहाँ आइनु। उनका छोराहरू पनि साथमा थिए। उनले शिर निहराएर येशूलाई दण्डवत गरिन अनि येशूसित केही कुरो मागिन।

21 येशूले सोधनुभयो, “तिमी के चाहन्छौ?”

उनले भनिनु, “तपाईंको राज्यमा यी मेरा छोराहरूमध्ये एकजनालाई तपाईंको दाहिनेहातपट्टि र अर्कोलाई तपाईंको देखे हातपट्टि बस पाउने प्रतिज्ञा गर्नुहोस्।”

22 अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?”

तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!”

23 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चयनै मेलै जुन यातना भोग्ने छु त्यही तिमीहरूले पनि भोग्नुपर्छ। तर म कसैलाई मेरो दाहिने र देखेपट्टि बसाउन सकिदैन। मेरा पिताले ती मानिसहरू निश्चित गरिसक्नु भएको छ जसले ती स्थान पाउनेछन्। उहाँले नै ती स्थानहरू ती मानिसहरूकालागी तयार पार्नु भएको छ। ती ठाउँहरू तिनीहरूकै हुनेछन्।”

24 अरु दशजना चेलाहरू यो सुनेर। तिनीहरू ती दुई भाइसँग औधी रिसाए।

25 येशूले सबै चेलाहरूलाई एकै ठाउँ भेला हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर यहूदीहरू अरु मानिसहरूमाथि अधिकार देखाउन खोज्छन्। अनि तिनीहरूभन्दा मुख्य मानिसहरू पनि अरु सबै माथि अधिकार छ भनेर देखाउन खोज्छन्।

26 तर तिमीहरू चाहिँ त्यस्तो हुनु हुँदैन। यदि तिमीहरूमध्ये कोही ठूलो मानिस हुन चाहन्छौ भने, ऊ नेकर जस्तो भएर अरुको सेवा गर्नुपर्छ।

27 यदि तिमीहरू मध्ये कोही पहिलो मानिस हुन चाहन्छौ भने, उसले दास जस्तो भएर अरुहरूको सेवा गर्नुपर्छ।

28 मानिसको पुरसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरु मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरु मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”

दुइजना अन्धाहरू निको भए

(मर्कुस 10:46-52; लुका 18:35-43)

29 जब येशू र उहाँका चेलाहरू जोरिाकोबाट जाँदै थिए, धेरै मानिसहरूले उहाँलाई पछ्याए।

30 बाटोको किनारमा दुइजना अन्धा मानिसहरू बसिरहेका थिए। ती अन्धाहरूले येशू त्यतैतिरबाट जाँदै गर्नु भएको कुरा सुने। अनि ती अन्धाहरू चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”

31 सबै मानिसहरूले ती अन्धाहरूलाई हप्काए। तिनीहरूले ती अन्धाहरूलाई हल्ला गरेर विन्ती गर्न दिएनन्। तर ती अन्धाहरू अझ जोडले चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”

32 येशू रोकिनु भयो र अन्धाहरूलाई बोलाएर उहाँले भन्नुभयो, “म तिनीहरूको निम्ति के गरिदिऊ भनेर चाहन्छौ?”

33 अन्धाहरूले जवाफ दिए, “परमप्रभु हामी देख्न चाहन्छौ।”

34 येशूलाई अन्धाहरूप्रति दया जाग्यो। उहाँले ती अन्धाहरूका आँखा स्पर्श गर्नुभयो अनि तिनीहरू देख्न सक्ने भए। त्यसपछि तिनीहरू येशूलाई पछ्याउन लागे।

21

येशू राजा डै यरूशलेममा प्रवेश गर्नु भयो

(मर्कुस 11:1-11; लुका 19:28-38 यहून्ना 12:12-19)

1 येशू र उहाँका चेलाहरू यरूशलेम नजिक आईपुन लागेका थिए। तर तिनीहरू पहिले जैतन-डाँडा को बेथफागेमा रोकिए। येशूले आफ्ना दुई जना चेलाहरूलाई त्यहाँको एउटा नगरमा पठाउनु भयो।

2 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले देखेको शहरमा जाऊ। त्यहाँ प्रवेश गर्न साथ एउटा गधालाई बाँधिएको भेट्टाउने छौ। त्यो गधसँग एउटा बछेडो पनि हुनेछ। ती दुवै फुकालेर म कहाँ ल्याऊ।

3 यदि कसैले तिमीहरूलाई केही प्रश्न गरे उसलाई, ‘प्रभुलाई यी गधाहरूको आवश्यक परेको छ। उहाँले ती चाँडै फर्काइ दिनु हुनेछ भनी जवाफ दिनु।’ ”

4 अगमवक्तले भनेको यो कुरा पूरा होस् भनेर यसो भएको थियो:

5 “सियोन नगरलाई भन,

‘अहिले तिमीहरूको राजा आउनु हुँदैछ।

उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ।

उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ, जो काम गर्नकै खातिर जन्मेको पशु हो।’ ”

जकरिया 9:9

6 चेलाहरू गए र येशूले बताउनु भए अनुसार गरे।

7 उनीहरू गधा र त्यसको बछेडालाई लिएर येशूकहाँ फर्की आए। तिनीहरूले आफ्ना वस्त्र गधालाई ओढाइदिए, अनि येशू त्यसमाथि बस भयो।

8 येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरु मानिसहरूले स्खका हाँगाहरू काटे र बाटोमा ओछ्याइ दिए।

9 केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंड्दै थिए। मानिसहरू यसो भन्दै कराउन लागे,

“दाऊदको पुत्र होसन्ना!

‘प्रभुको नाउँमा आउने धन्यका हुन!’ ”

भजनसंग्रह 118:25-26

स्वर्गको परमेश्वरको प्रशंसा गर।”

10 त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?”

11 येशूसँगै आएका मानिसहरूले जवाफ दिए, “उनी येशू हुन्। गालील शहरको नासरतका अगमवक्ता उनी नै हुन्।”

येशु मन्दिरतर्फ जानुहुन्छ

(मर्कस 11:15-19; लुका 19:45-48; यहना 2:13-22)

12 येशु मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशुले ढुक्कर बेच्नेहरूको बेच्नहरू पनि पल्टाई दिनु भयो।

13 येशुले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’^{*} तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अहूमा परिणत गरिरहेछौ।’^{**}”

14 केही अन्धा र केही लड्गुडा मानिसहरू मन्दिरमा येशु कहाँ आए। येशुले ती मानिसहरूलाई निको पारिदिनु भयो।

15 मुख्य पुजाहारीहरू र शास्त्रीहरूले यो दृष्य देखे। तिनीहरूले येशुका चमत्कार कार्यहरू अनि मन्दिरमा बालकहरूले येशुलाई नै प्रशंसा गरिरहेका देखे। बालकहरू भन्दै थिए, “दाऊदका पुत्र, होसन्ना!” यसमा पूजाहारीहरू र शास्त्रीहरू क्रोधित भए।

16 मुख्य पुजाहारीहरू र शास्त्रीहरू येशुलाई सोधे, “बालकहरूले के भनिरहेका छन् तपाईंले सुन्नु भो?”

17 येशुले जवाफ दिनुभयो, “अवश्य। के तिमीहरूले कहिले धर्मशास्त्रहरूमा पढेका छैनौ? ‘उहाँले बालकहरूलाई स्तुति गर्न सिकाउनु भयो?’^{**}”

18 त्यसपछि येशुले त्यो ठाउँलाई छोड्नुभयो र नगरदेखि बाहिर बेथानीमा जानुभयो। त्यो रात येशुले त्यही बिताउनु भयो।

येशुद्वारा विश्वासको शक्ति प्रदर्शन

(मर्कस 11:12-14; 20-24)

18 भोलिपल्ट बिहानै, येशु नगरतिर फर्किरहनु भएको थियो। उहाँ भोकाउनु भएको थियो।

19 उहाँले बाटोको किनारामा त्यस नेभाराको रूख देख्नु भयो। येशुले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशुले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाने छैन।” अचानक त्यो रूख ओड्लायो र मर्यो।

20 चेलाहरूले त्यो देखे। तिनीहरू चकित भए। तिनीहरूले सोधो, “कसरी नेभाराको रूख सुक्यो र झट्टै मरिहाल्यो?”

21 येशुले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ।

22 विश्वास गरेर माग्यो भने तिमीहरूले प्रार्थनामा मागेको जुनसुकै कुरा पनि पाउनेछौ।”

येशुको शक्ति माथि यहूदी नेताहरूको शंका

(मर्कस 11:27-33; लुका 20:1-8)

23 येशु मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशुका कहाँ आए। तिनीहरूले येशुलाई भने, “हामीलाई भन्नुहोस। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”

24 येशुले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि तिमीहरूले मलाई जवाफ दियो भने, म कुन अधिकारले यी कामहरू गरीरहेछु भनी बताउनेछु।

25 मलाई भन: यहूनाको बसिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो?”

मुख्य पुजारीहरू र यहूदी नेताहरूले येशुको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यहूनाको बसिस्मा परमेश्वरबाट भएको थियो, भन्थौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यहूनालाई किन विश्वास नगरेको?’

26 यदि हामीहरूले ‘यो बसिस्मा मानिसबाट भएको थियो,’ भन्थौ भने सबै मानिसहरू हामीहरूसँग रिसाउने छन्। हामी मानिसहरूबाट सावधान हुनुपर्छ किनभने तिनीहरू सबै यहूनालाई अगमवक्ता हो भनेर विश्वास गर्छन्।”

27 त्यसपछि तिनीहरूले येशुलाई जवाफ दिए, “यहूनालाई कहाँबाट त्यो अधिकार दिइयो हामी जान्दैनौ।”

तब येशुले भन्नुभयो, “त्यसो भए म पनि भन्ने छैन कि कुन अधिकारले म यी सब कार्यहरू गरिरहेछु।

येशुद्वारा दुइ जना पुत्रको उखान

28 “तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’

29 “छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बदल्यो, अनि गयो।

30 “त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, ‘छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।’ छोरोले जवाफ दियो, ‘हुन्छ, बाबु, म गएर काम गर्छु।’ तर त्यो छोरा गएन।

31 “अब यी दुइ छोराहरूमा कुन चाहिले आफ्नो बाबुको आज्ञा पालन गर्थो?”

यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाहिले।”

येशुले तिनीहरूलाई भन्नुभयो, “म साँचो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू टान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्।

32 यहूना सही जीवन बौद्धे उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यहूनालाई पटकै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यहूना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यहूनालाई विश्वास गरेको तिमीहरूले देखेका थियो। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।

परमेश्वरले आफ्ना पुत्रलाई पठाउँनुहुन्छ

(मर्कस 12:1-12; लुका 20:9-19)

33 “यो उखान सुन कुनै मानिसको जमीन थियो। उसले त्यो जमीनमा दाख लगायो। उसले दाखको जमीनको वरिपरि पर्खाल निर्माण गर्थो। अनि त्यसभित्र दाख पल्ने कोलखनेको थियो। फेरि त्यो मानिसले एउटा मचान बनायो। उसले आफ्नो खेत कोही किसानहरूलाई जिम्मा दिएर ऊ यात्रामा गयो।

34 केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो।

* 21:13: यशैया 56:7 बाट उद्धृत गरिएको।

☆ 21:13: यर्मिया 7:11 बाट उद्धृत गरिएको।

☆ 21:16: भजनसंग्रह 8:3 बाट उद्धृत गरिएको।

- 35 “तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिकोए मारिदिए।
 36 फेरि त्यो खेत-मालिकले किसानहरूकहाँ अरु नोकरहरूलाई पठायो। उसले पाहिलेभन्दा धेरै नोकरहरू पठाएको थियो। तर किसानहरूले तिनीहरूसंग पनि यस्तै नै व्यवहार गरे।
 37 त्यसपछि उसले आफ्नै छोरोलाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरोलाई आदर देखाउनेछन्।’
 38 “तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौं भने खेत हाम्रै हुनेछ।’
 39 अनि किसानहरूले छोरोलाई समाते, उसलाई खेत बाहिर मारेर फर्काइदिए।
 40 “अब त्यो खेत को मालिक आएर ती किसानलाई के गर्ला?”
 41 ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती ढुङ्गहरूलाई अवश्य नै मार्नेछ। त्यसपछि उनले आफ्नो खेत अरु किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिईनेछ।”
 42 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौ:

‘जुन ढुङ्गालाई डकमीहरूले रङ गरे, त्यही ढुङ्गा मुख्य कुने ढुङ्गा बन्यो।
 यो परमप्रभुले गर्नु भएको हो र यो हाम्रो लागि अचम्मको हुनेछ।’

भजनसंग्रह 118:22-23

- 43 “त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्।
 44 अनि जो कोही पनि त्यो ढुङ्गामाथि खस्नेछ ऊ टुक्रा टुक्रा बनेछ। यदि त्यो ढुङ्गामाथि खस्यो भने त्यसले त्यसलाई धूलोपिठो पार्नेछ।”
 45 येशूले भन्नु भएको यो उखानलाई मुख्य पूजाहारीहरू र फरिसीहरूले सुने। येशूले तिनीहरूकै विषयमा बोल्दै हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझे।
 46 तिनीहरू येशूलाई पक्रने उपाय खोजिरहेका थिए। तर तिनीहरू मानिसहरूदेखि डराउँथे। किनभने मानिसहरूमा येशू अगमवक्ता हुनु भन्ने विश्वास थियो।

22

रात्री भोजनमा बोलाइएका मानिसहरूको दृष्टान्त
 (लूका 14:15-24)

- 1 मानिसहरूलाई बुझाउनका निम्ति येशूले केही दृष्टान्तहरू भन्नुभयो।
 2 “स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्।
 3 राजाले केही मानिसहरूलाई भोजनमा निम्तो गरेका थिए। जब भोज तयार भयो, राजाले आफ्ना नोकरहरूलाई ती मानिसहरूलाई बोलाउन पठाए। तर मानिसहरूले राजाको यस भोजमा उपास्थित हुन अस्वीकार गरे।
 4 “तब राजाले अझ धेरै नोकरहरू पठाए। राजाले नोकरहरूलाई यसो भनेका थिए, ‘मैले निम्ताएका ती मानिसहरूलाई खाना तयार भयो भनेर भन्नु। मैले मेरा गोस्हरू अनि पुष्ट्याएका पशुहरू मारेकोछु। सबै कुरा तयारी छ। विवाहको भोजमा सामेल हुन आऊ।’
 5 “नोकरहरूले ती मानिसहरूलाई भोजनमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकरी गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे।
 6 कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए।
 7 यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।
 8 “त्यसपछि, राजाले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको भोज तयारी छ। मैले ती मानिसहरूलाई बोलाएको छुँ, तर तिनीहरू यो भोजमा सामेल हुन योग्यको भएनन्।
 9 यसकारण तिमीहरू गल्लीका कुना कुनामा जाऊ अनि देखेकाहरू जतिलाई भोजमा सामेल हुन निम्त्याएर ल्याऊ। तिनीहरूलाई मेरो भोजमा आऊ भनिदेऊ।’
 10 अनि नोकरहरू गल्लीहरूतिर गए। तिनीहरूले भेटेसम्म सबैलाई भेला पारे। तिनीहरूले राम्रा मानिसहरू सबैलाई भोजमा सामेल गराउन लागे। त्यो ठाउँ मानिसै-मानिसको भीडले भरियो।
 11 “त्यसपछि ती खँदैगरेका मानिसहरूलाई हेर्न भनी राजा आए। कुनै एकजनालाई विवाहको पोशाकमा नभएको राजाले भेट्टाए।
 12 राजाले भने, ‘मित्र, तिमी यहाँ भित्र कसरी आयौ? विवाहको लागि लाउने पोशाक तिमीले लगाएका छैनौ।’ तर त्यो मानिस केही बोलेन।
 13 अनि राजाले आफ्ना नोकरहरूलाई भने, ‘त्यसका हात खुट्टा बाँधेर त्यसलाई अँध्यारोमा फलिदेऊ जहाँ मानिसहरू दुःखले स्वाबसी गर्दै र दाहा किट्टे बस्छन्।’
 14 “हो धेरै मानिसहरू बोलाइएका हुन्छन्। तर चुनिएका थोरै मात्र छन्।”

केही यहूदी नेताहरू येशूलाई झुक्याउन खोज्छन्
 (मत्कस 12:13-17; लूका 20:20-26)

- 15 तब फरिसीहरूले त्यो स्थान छोडे जहाँ येशूले सिकोँउदे हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए।
 16 फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरुज्यू, तपाईं अति इमान्दार हुनुहुन्छ भनेर हामी जान्दछौं। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित झगडनु हुन्छ। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्।
 17 सिजरलाई महसूल तिर्नु उचित हो कि होइन?”
 18 तर ती मानिसहरूले नराप्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझीहाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हो। केही झटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ?।
 19 महसूल तिर्नमा उपयोग गरीने सिक्का मलाई देखाऊ।” ती मानिसहरूले येशूलाई एक चाँदीको सिक्का देखाए।
 20 येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।”
 21 येशूले फेरि भन्नुभयो, “जो सिजरको हो त्यो सिजरलाई देऊ र जो परमेश्वरको परमेश्वरलाई देऊ।”
 22 ती मानिसहरूले येशूले भन्नुभएको कुरा सुने, र तिनीहरू छक्क परे। अनि येशूलाई त्यही छोडेर तिनीहरू गए।

सदकीहरू येशलाई फँसाउन चाहन्छन्
(मर्कस 12:18-27; लूका 20:27-40)

23 त्यही दिन केही सदकीहरू येशकहाँ आए। सदकीहरू विश्वास गर्थे कि कुनै मानिस मृत्युबाट बौरी उठ्ने छैन। सदकीहरूले येशलाई एउटा प्रश्न गरे;

24 तिनीहरूले भने, “गुरुज्यू, मोशाले भने अनुसार कुनै विवाहित पुरुष बालबच्चा नभईकन मर्यो भने उसको भाईले आफ्ना दाज्यका निम्ति सन्तानहरू जन्माउन त्यस विधवा आइमाईलाई विवाह गर्नसक्छ।

25 हामी बीच सातजना दाज्य-भाइहरू थिए। जेठाले विवाह गर्यो र मर्यो। उसको कुनै बालबच्चा थिएन। यसर्थ उसको भाइले विधवी भाउज्यूलाई विवाह गर्यो।

26 त्यसपछि त्यो दोस्रो भाइ पनि मर्यो। त्यस्तै घटना तेस्रो भाइसँग पनि घट्यो र त्यस्तै अरू दाज्य-भाइहरूसँग गर्दै सात दाज्य-भाइसम्म घट्यो।

27 तिनीहरू सबै मरेपछि त्यो आइमाई पनि मरी।

28 तर ती सातैजना दाज्य-भाइहरूले त्यस आइमाईलाई विवाह गरेका थिए। तब पुनस्तथानामा त्यो स्त्रीको पति कुन चाही हुनेछ?”

29 येशले जवाफ दिनुभयो, “तिमीहरू योकरा बुझ्दैनौ किनभने धर्मशास्त्रमा के लेखेको छ त्यो तिमीहरू जान्दैनौ। परमेश्वरको शक्तिको विषयमा पनि तिमीहरू केही जान्दैनौ।

30 त्यसबेला जब मानिसहरू मृत्युबाट बौरीउठ्छन् त्यहाँ विवाहको प्रश्न नै आउँदैन। मानिसहरू त्यहाँ एक-अर्का संग विवाह गर्ने छैनन्। सबै मानिसहरू स्वर्गका स्वर्गदूतहरू झैं हुनेछन्।

31 यसकारण पुनस्तथानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ।

32 परमेश्वरले भन्नुभएको छ, ‘म अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर, अनि याकब का परमेश्वर हुँ।’^{*} उसको मतलब परमेश्वर मृत मानिसहरूका परमेश्वर हुनुहुन् तर जिउँदा मानिसहरूको परमेश्वर हुनुहुन्छ।”

33 मानिसहरूले सुने र येशको शिक्षामा तिनीहरू छक्क परे।

सबैभन्दा ठूलो आज्ञा कुन हो?
(मर्कस 12:28-34; लूका 10:25-28)

34 येशले सदकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनु भएको सुनेर फरिसीहरू जम्मा भए।

35 एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशलाई परीक्षा गर्ने इच्छा गर्यो।

36 त्यस फरिसीले येशलाई सोध्यो, “गुरुज्यू, व्यवस्थामा सबैभन्दा ठूलो आज्ञा कुन हो?”

37 येशले जवाफ दिनुभयो, “ ‘तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ।’^{*}

38 यहीँने पहिलो र सबै भन्दा महान आज्ञा हो।

39 दोस्रो आज्ञा पहिलो जस्तै छ ‘आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु।’^{*}

40 अगमवक्ताहरूका सबै व्यवस्था र रचनाहरू यिनै दुई आज्ञाहरूमा आधारित छन्।”

फरिसीहरूलाई येशको प्रश्न
(मर्कस 12:35-37; लूका 20:41-44)

41 जब फरिसीहरू त्यहाँ भेला भईरहेका थिए, येशले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो,

42 “ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? उहाँ कसको पुत्र हुनुहुन्छ।”

फरिसीहरूले जवाफ दिए, “ख्रीष्ट दाऊदका पुत्र हुन्।”

43 त्यसपछि येशले फरिसीहरूलाई भन्नुभयो, “यदि त्यसो भए दाऊदले उहाँलाई किन ‘परमप्रभु’ भने? दाऊद पवित्र आत्माको शक्तिद्वारा बोलिरहेका थिए। दाऊदले भने,

44 ‘प्रभुले मेरो प्रभुलाई भन्नुभयो:

मेरो दाहिनेपटि बस,

अनि म तिमी शत्रुहरूलाई तिम्ना वशमा राख्छु।’

भजनसंग्रह 110:1

45 दाऊदले ख्रीष्टलाई ‘परमप्रभु’ भन्दछन्। त्यसो भए कसरी उनि दाऊदको पुत्र हुनसक्छन्?”

46 कुनै पनि फरिसीहरूले येशको यो प्रश्नको जवाफ दिन सकेनन्। अनि त्यसदिनदेखि कसैले पनि येशलाई अझ बढ्ता प्रश्नहरू गर्ने साहस गरेनन्।

23

येशद्वारा धार्मिक गुरुहरूको आलोचना
(मर्कस 12:38-40; लूका 11:37-52; 20:45-47)

1 तब येशले मानिसहरू र आफ्ना चेलाहरूसँग कुराकानी गर्नुभयो। येशले भन्नुभयो,

2 “कानूनका शस्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ।

3 यसर्थ तिनीहरूले सिकाएको कुरा पालन गर्नु पर्छ। तिनीहरूले अह्राएका कामहरू गर्नु। तर तिनीहरूको जीवनशैलीको अनुसरण नगर्नु। तिनीहरू केही गर्न भनि तिमीहरूलाई अह्राउँछन् तर आफू चाँहि केही गर्दैनन्।

4 मानिसहरूले पालन गर्नु अति कठीन पर्ने नियमहरू तिनीहरू बनाउँछन्। ती नियमहरू पालन गर्न तिनीहरू अरूलाई करमा पाउँछन्। तर तिनीहरू आफैं चाँहि कुनै नियम पालन गर्ने चेष्टा पनि गर्दैनन्।

5 “तिनीहरू मानिसहरूलाई देखाउनका निम्ति राम्रा कुरा गर्दछन्। तिनीहरू आफ्ना धर्मशास्त्रहरूका विशेष सन्दूक राख्छन्। तिनीहरू सन्दूकहरू ठूला-ठूला बनाउँछन्। अनि मानिसहरूले देख्न सक्नु भन्ने तिनीहरू आफ्ना प्रार्थनामा लगाउने वस्त्रहरू पनि लामा-लामा बनाउँछन्।

* 22:32: प्रस्थान 3:6 बाट उद्धृत गरिएको।

* 22:37: व्यवस्था 6:5 बाट उद्धृत गरिएको।

* 22:39: लेवी 19:18 बाट उद्धृत गरिएको।

6 ती कानुनका शास्त्रीहरू र फारिसीहरू उत्सवहरूमा विशेष आसनहरू ओगट्न रूचाउँछन्। त्यसरी नै सभाघरहरूमा पनि मुख्य आसनहरू प्राप्त गर्न चाहन्छन्।

7 बजारहरूमा पनि तिनीहरू मानिसहरूबाट सम्मान पाउने इच्छा गर्छन्। अनि तिनीहरूलाई 'गुरू' भनी सम्बोधन गरेको सुन्न चाहन्छन्।

8 "तर तिमीहरूको 'गुरू' हुँदैन। तिनीहरू सबै दाज्यूभाईहरू अनि दिदी-बहीनीहरू हो। तिमीहरूको एक मात्र 'गुरू' हुनुहुन्छ।

9 अनि यस पृथ्वीमा कसैले पनि कसैलाई 'पिता' भनी सम्बोधन गर्नु। तिमीहरूको एक मात्र पिता हुनुहुन्छ। उहाँ स्वर्गमा हुनुहुन्छ।

10 अनि तिमीहरूले 'मालिक' भन्नु हुँदैन। तिमीहरूको एकमात्र मालिक हुनुहुन्छ, ख्रीष्ट।

11 तिमीहरूमाझ जो सबै भन्दा महान छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ।

12 जसले आफूलाई ठूलो देखाउँछ उसले आफूलाई नम्र तुल्याउनु पर्छ।

13 "शास्त्रीहरू र फारिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हो। तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ। तिमीहरू आफैं पनि प्रवेश गर्दैनौ, अनि प्रवेश गर्न इच्छा गर्ने अरूहरूलाई पनि बाधा दिन्छौ।

14*

15 "तिमी शास्त्रीहरू र फारिसीहरूका निम्ति यो खराब हुनेछ। तिमीहरू कपटीहरू हो। तिमीहरू एक मानिसलाई आफ्नो मतमा ल्याउनकालागि समुद्रहरू पार गर्दै विभिन्न देशहरू चाहार्छौं यस्तो कोही मानिसहरू भेटायो भने तिनीहरू त्यसलाई आफू भन्दा दोबर खराब तुल्याउँछौ। अनि तिमीहरू यति हुन्छौ कि तिमीहरू नरकको योग्य हुन्छौ।

16 "यी शास्त्रीहरू र फारिसीहरूलाई धिक्कार। तिमीहरू अन्धो छौ अनि तिमीहरू अरूलाई डोर्थाउँछौ। तिमीहरू भन्दछौ, 'यदि कसैले मन्दिरको नाममा शपथ लियो त्यो अर्थहीन हुन्छ। तर यदि कसैले मन्दिरको सुन छोएर शपथ गर्‍यो भने, उसले त्यो शपथ पूरा गर्नुपर्छ'

17 तिमीहरू अन्धो-मूर्खहरू हो! सुन ठूलो हो की सुनलाई पवित्र पार्ने मन्दिर ठूलो?

18 "अनि तिमीहरू भन्दछौ, 'यदि कसैले वेदी छोएर शपथ लियो भने त्यो केही होइन। तर यदि कसैले बेदीमाथिको भेटी छोएर शपथ लियो भने त्यो आफ्नो कसमको ऋणी हुन्छ।'

19 तिमीहरू अन्धो हो। भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी ठूलो हो?

20 जसले प्रतिज्ञा गर्नलाई वेदीको प्रयोग गर्छ उसले वेदी र त्यसमा भएका भेटी दुवै चीजलाई छोएर प्रतिज्ञा गरेको हुन्छ।

21 अनि जसले प्रतिज्ञा गर्नलाई मन्दिरको प्रयोग गर्छ उसले मन्दिर र मन्दिरमा बस्ने 'एकलाई' छोएर शपथ खाएको हुन्छ।

22 अनि जसले स्वर्गको नाउँमा शपथ लिन्छ उसले परमेश्वरको सिंहासन अनि त्यस सिंहासनमा बस्ने 'लाई' छोएर शपथ लिएको हुनेछ।

23 "शास्त्रीहरू र फारिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हो। आफूमा भएको हरेक चीजको, पुदीना, सूप र जीरा को दशाश भागमा एक भाग मात्र परमेश्वरलाई दिन्छौ। तर तिमीहरू असल हुने दाना देखाउने र इमान्दार हुने जस्ता व्यवस्थाका प्रमुख कुराहरू लत्याउँछौ। तिमीहरूले ती कुराहरू पनि नलत्याइकन यी कामहरू गर्नुपर्ने हो।

24 तिमीहरू अन्धो छौ तर अरूलाई आखाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ।

25 "शास्त्रीहरू र फारिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हो। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्।

26 ए अन्धा फारिसीहरू पहिला प्यालाको भित्रपट्टि सफा गर र त्यसलाई चोखो बनाऊ। तब प्यालाको बाहिरी भाग पनि चोखो हुनेछ।

27 "व्यवस्थाका शास्त्रीहरू र फारिसीहरूलाई धिक्कार। तिमीहरू कपटी हो। तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ, जो बाहिरबाट सुन्दर देखिन्छन्। तर भित्रपट्टि मेरोको मानिसहरूको हड्डीहरू हुन्छन्।

28 तिमीहरू पनि त्यस्तै हो। बाहिरबाट तिमीहरूलाई राम्रै देखिन्छ। तर भित्र तिमीहरूमा छल र कपटले भरिएको छ।

29 "शास्त्रीहरू र फारिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हो। अधिका अगमवक्ताहरूको लागी तिमीहरूले चिहान बनाउँछौ। असल मानिसहरूको चिहानहरू सिगाछौ।

30 अनि तिमीहरू भन्दछौ, 'यदि हामी हाम्रा पूर्वाहसका समयमा हुँदौ हो, ता ती अगमवक्ताहरूलाई मार्न हामी उनीहरूलाई सहयोग गर्ने थिएनौ।'

31 यसरी अगमवक्ताहरू मार्नका सन्तान हामी हौं भन्ने स्वीकार आफैं तिमीहरू दिन्छौ।

32 यसकारण जाऊ अनि आफ्ना पूर्वाहसले शुरू गरेका पापकर्म पूरा गर।

33 "तिमीहरू सर्पहरू हो। तिमीहरू विषालु सर्पका सन्तानहरू हो। परमेश्वरदेखि तिमीहरू उम्कन सक्दैनौ। तिमीहरू सबै दोषी पाइनेछौ अनि नरकमा जानेछौ।

34 यसकारण म तिमीहरूलाई भन्दछु: म तिमीहरूकोलागि अगमवक्ताहरू बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। यी मध्ये कतिपयलाई तिमीहरूले मार्नेछौ। कसैलाई झुण्ड्याउनेछौ। कसैलाई तिम्ना सभाघरमा कोरा लाउनेछौ अनि एउटा शहर देखि अर्को शहरसम्म तिनीहरूलाई लयाछौ।

35 "अनि पृथ्वीमा मारिएका सबै असल मानिसहरूको रगतको निम्ति तिमीहरूलाई दोष्याइनेछ। हाबिल जस्ता राम्रा मानिसको रगतका निम्ति अनि मन्दिर र वेदीको माझमा मारिएको बेक्याहको छोरो जकरियाको रगतको निम्ति यस पृथ्वीमा हाबिल देखि जकरियाको समयसम्म मारिएका सबै राम्रा मानिसहरूको रगतको निम्ति तिमीहरूले दोषी ठहरिनेछौ।

36 म तिमीहरूलाई साँचो भन्दछु। यी सबै कुरा तिमीहरू नै अहिले बाँचिरहेका मानिसहरूमाथि आइलाग्नेछ।

येशुद्वारा यरूशलेमका मानिसहरूलाई चेताउनी
(लुका 13:34-35)

37 "हे यरूशलेम, यरूशलेम! तिमीहरू अगमवक्ताहरूलाई मार्छौ अनि तिमीहरूकहाँ पठाइएका संदेशवाहकहरूलाई दुइगाहान्छौ। धैरेपल्ट मैले तिम्ना मानिसहरूलाई मद्दत गर्न चाहेको हुँ। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ त्यसरीनै मैले तिम्ना मानिसहरूलाई बटुल्न चाहेको हुँ। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ।

38 तब तिमीहरूको घर पनि उजाड बनाइनेछ।

39 म भन्दछु, 'अब उप्रान्त परमप्रभुको नाउँमा आउने मानिस धन्यका हुन,' भन्दै उसलाई स्वागत नगरूजेल सम्म तिमीहरूले मलाई देखेछैनौ।"*

* 23:14: केही ग्रीक प्रतिलिपिहरूमा पद 14 मा थपिएको छ: "हे कपटी, यहूदी शास्त्री र फारिसीहरू, तिमीहरू विधुवाहरूको घन-सम्पति लुट्छौ अनि देखावटी लामो-लामो प्रार्थना गर्छौ। यसर्थ तिमीहरूलाई अन्त्येनै कडा दण्ड दिनेछौ।" हेर्नुहोस् मार्कस 12:40 र लुका 20:47 * 23:39: भजनसंग्रह 118:26 बाह उठ्नु गरिएको।

24

भविष्यमा मन्दिर विनाश हुने

(मर्कस 13:1-31; लुका 21:5-33)

- 1 जसै येश मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए।
- 2 येशले चेलाहरूलाई भन्नुभयो, “यी भवनहरू देख्दैछौ? म तिमीहरूलाई साँचो भन्दछु यी भवनहरू ध्वंस पारिनेछन्। कुनै ढुङ्गा अर्को ढुङ्गामाथि रहने छैन।”
- 3 त्यसको केही बेरपछि येश जैतन डाँडामा बसिरहनु भएको थियो। चेलाहरू येशको साथमा एकान्तमा आए। तिमीहरूले भने, “यो घटना कहिले हुनेछ कृपा हामीलाई पनि भन्नुहोस्। तपाईंको आगमनको र संसारको अन्तको संकेत के हुनेछ?”
- 4 येशले भन्नुभयो, “होशियार बस। तिमीहरूलाई कसैले मुख बनाउन नपाओस्।
- 5 धेरै मानिसहरू आउनेछन् र मेरो नाम लिनेछन्। तिनीहरूले ‘म नै ख्रीष्ट हूँ।’ भनी धेरैलाई मूर्खबनाउनेछन्।
- 6 तिमीहरूले लँडाईका बारेमा सुनेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुनेछौ। तर डराउनु पर्दैन। यी सब घटनाहरू हुनेपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन।
- 7 किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राज्यको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भुईँचालो जानेछ।
- 8 यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्।
- 9 “त्यसपछि तिमीहरूलाई मानिसहरूले नराम्रो व्यवहार गर्नेछन्। मानिसहरूले तिमीहरूलाई शासकहरूको हातमा सम्पने र सताउनेछन् र मार्नेछन्। तिमीहरूले ममाथि विश्वास गरेकै कारण मानिसहरूद्वारा तिमीहरू घृणित हुनेछौ।
- 10 त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिमीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्।
- 11 अनेकौं झुटा आगमवक्ताहरू निस्कनेछन्। तिनीहरूले मानिसहरूलाई झूटो कुराहरूमा विश्वास गराउने कोशिश गर्नेछन्।
- 12 संसारभरि थुप्रै दृष्टहरूदेखा पर्नेछन्। अनि एकदमै विश्वासीहरूले प्रेम देखाउने छैनन्।
- 13 तर अन्त्यसम्मै जो दृढ रहन्छ उही नै सुरक्षित हुनेछ।
- 14 संसारभरि परमेश्वरको राज्यको बारेमा सुसमाचारहरू प्रचार गरिनेछ। प्रत्येक राष्ट्रलाई नै यी कुराहरू भनिनेछ। त्यसपछि अन्त्य आउने छ।
- 15 “दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूले विध्वंस ल्याउने छ’ भनी बताएका थिए।* तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएको देख्छौ” यी कुरा पढ्ने मानिसले यसको अर्थ बुझ्नुपर्छ।
- 16 “त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्न पर्नेछ।
- 17 मानिसहरू कतै नरोकिई समय खेर नफाली, भाग्नेछन्। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही लिनलाई ऊ तल ओर्लिन हुँदैन।
- 18 यदि कोही खेतमा छ भने उ पनि कोट लिनलाई फर्की जानु हुँदैन।
- 19 “त्यसबेला, गर्भवती भएका स्त्रीहरू र अनि दूध पिउने शिशुलाई दुग्ध चुसाउने आमाहरूका निम्ति खबै दुःखपूर्ण हुनेछ।
- 20 विश्राम र जाडोको समयमा यसरी भाग्न नपरोस् भनी प्रार्थना गर।
- 21 किन? किनभने त्यसबेला अत्यन्त दुःख हुनेछ। सृष्टिको शुरु भएदेखि अहिलेसम्म संसारमा यस्तो दुःख भएको थिएन। पछि कहिल्यै पनि भविष्यमा यस्तो दुःख आइपर्ने छैन।
- 22 “परमेश्वरले त्यो महासंकटको समय छोटाउनुभएको छ। यदि त्यो समय छोटाइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।
- 23 “त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन्, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिमीहरूलाई विश्वास नगर।
- 24 झटो ख्रीष्ट र झटो अगमवक्ताहरू देखा पर्नेछन् ठुला-ठुला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिमीहरूले यसो गर्नेछन्।
- 25 हेर, मैले अधिबाटै यस बारेमा तिमीहरूलाई सतर्क गराएकोछु।
- 26 “कसैले भन्नेछ, ‘ख्रीष्ट मरुभिमामा हुनुहुन्छ।’ तर तिमीहरू ख्रीष्टलाई भेट्न मरुभिमि तिर नजाऊ। अरु कसैले भन्नसक्छ, ‘ख्रीष्ट त्यो कोठामा हुनुहुन्छ।’ तर त्यसलाई विश्वास नगर।
- 27 जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चौरैतिर उज्यालो भाएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ।
- 28 गिद्धहरू जम्मा भएको देखेर तिमीहरू त्यहाँ सीनो छ भनेर जान्न सक्छौ त्यसैगरी मेरो आगमन त्यस्तै प्रत्यक्ष हुनेछ।
- 29 “ती दिनका संकटहरूपछि तुरन्तै,

‘घाम अँध्यारो हुनेछ,
अनि जूनले पनि आफ्नो प्रकाश दिने छैन।
ताराहरू आकाशबाट झर्नेछन्,
अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’†

30 “त्यसबेला आकाशमा केही चिन्ह देखिने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रुनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्।

31 चारै दिशाबाट आकाशको एक छेउ देखि अर्को छेउसम्म परमेश्वरद्वारा चुनिएको मानिसहरूलाई भला गर्न मानिसको पुत्रले तुरहीको आवाज सहित स्वर्गद्वारलाई पठाउनु हुनेछ।

32 “नेभाराको रूखले तिमीहरूलाई शिक्षा दिनेछ जब नेभाराको रूखको हाँगाहरू हरियो देखिन्छन् पालुवा फेर्दै गरेको देखेर तिमीहरू जान्दछौ ग्रीष्म ऋतु नजिक छ।

* 24:15: “यस्तो ... थिए” हेनुहोस् दानियल 9:27, 12:11; (दानियल 11:31) † 24:29: यक्षीया 13:10; 34:4 बाट उद्धृत गरिएको।

33 तिमीहरूसित पनि यस्तै हुनेछ। जब तिमीहरू यस्तो भएको देख्छौ, त्यसबेला तिमीहरूलाई समय नजिक छ र त्यो आउने लागेको छ भनी थाहा हुनेछ।

34 म तिमीहरूलाई साँचो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्।

35 आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।

त्यस समय परमेश्वर मात्रै जान्नु हुनेछ

(मर्कुस 13:32-37; लुका 17:26-30, 34-36)

36 “त्यो घटना कहिले घटनेछ भनेर कुनै मानिसले पनि त्यो समय र दिन जान्दैन। पुत्र आफै र स्वर्गदूतहरूले पनि जान्दैनन्। तर पिताले मात्र जान्नुहुन्छ।

37 “मानिसको पुत्र आउँदा, त्यसबेला त्यस्तै स्थिति हुनेछ जस्तो स्थिति नूहको समयमा भएको थियो।

38 त्यसबेला जल-प्रलय हुन अघि मानिसहरू खाइ पिइरहेका थिए। मानिसहरू विवाह गर्दै थिए र आफ्नो छोरा अनि छोरीहरूलाई विवाह गर्न दिइरहेका थिए। नूह जहाजभित्र नचढ्नु-जेलसम्म मानिसहरूले यस्तो गरिरहेका थिए।

39 मानिसहरूले के भइरहेको छ भनी केही जानेका थिएनन्। तर त्यसैबेला जलप्रलय भयो अनि सबै नष्ट भयो।

“मानिसको पुत्रको आगमनको समयमा पनि यस्तै हुनेछ।

40 दुइजना मानिसहरू खेतमा काम गरिरहेका हुनेछन्। एकजनालाई उठाइने छ र अर्कोलाई छोडिइनेछ।

41 दुइजना स्त्रीहरू जाँतोमा अन्न पिधिरहेका हुनेछन्। एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ।

42 “यसकारण सधैं तयार बस। कतिबेला तिमीहरूका परमप्रभु आउनु हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा हुने छैन।

43 याद गर यदी घरको मालिकले चोर कतिबेला आउँछ भनेर थाहा पाएको भए ऊ तयार भएर बस्ने थियो। ऊ सर्तक रहने थियो र चोरलाई धरभित्र पस्न दिँदैन थियो।

44 यसकारण तिमीहरू पनि तयार बस। मानिसको पुत्र यस्तो समयमा आउनेछ जसको तिमीहरूले आशा गरेका हुने छैनौ।

असल र खराब नोकरहरू

(लुका 12:41-48)

45 “बुद्धिमान र विषासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मेवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मा लगाउँछ।

46 जब मालिक आउँछ र नोकरलाई दिइएको काम गरिरहेको भेट्छ, भने त्यो नोकर धन्य को हो।

47 म तिमीहरूलाई साँचो भन्दछु। त्यो मालिकले उसलाई आफूसित भएको सारा सम्पत्तिमाथि जिम्मा लगाउँछ उसले प्रत्येक कुराहरूको हेरचाह गर्न पाउँछ।

48 “तर नोकर नै दुष्ट छ र आफ्नो मालिक झट्ट आउँदैन भनेर सम्झन्छ भने त्यसबेला के हुन्छ?

49 त्यसपछि उसले अरू नोकरहरूलाई पिट्न थाल्छ। उ आफूजस्तै अरू मानिसहरूसँग बसेर खान र पिउन लाग्छ।

50 अनि जस मालिक नसोचेको दिनमा आइपुग्नेछ। जब कि उसले आशा नगरेको दिन र नसम्झेको समयमा आइपुग्नेछ।

51 त्यसपछि मालिकबाट ऊ दण्डित हुनुपर्छ। मालिकले उसलाई कपटीहरूसँग सामेल गराइदिनेछ। त्यहाँ मानिसहरूको स्वावसी र दाहा किटाई हुनेछन्।

25

दशवटी कन्याहरूको उखान

1 “त्यसबेला स्वर्गको राज्य दशजना कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना दियो लिएर दुलहा पर्खन गए।

2 पाँचवटी कन्याहरू मूर्ख थिए। अनि पाँचवटी कन्याहरू बुद्धिमती थिए।

3 ती पाँचवटी मूर्ख कन्याहरूले आफ्ना दीयो लिएर आफूसित जोगडा तेल लग्नेनन्।

4 तर पाँचवटी बुद्धिमती कन्याहरूले आफ्ना-आफ्ना दीयोहरू लिएर अनि तिनीहरूले जगमा जगेडा तेल पनि बोकेका थिए।

5 तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले।

6 “मध्यरातमा कोही करायो, ‘दुलहा आउँदछन्। उनलाई भेट्न बाहिर आऊ।’

7 “तब सबै कन्याहरू ब्यँझिए। तिनीहरूले आ-आफ्ना दीयोहरू तयार पारे।

8 तब बुद्धिमती कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, ‘हामीलाई तिमीहरूको केही तेल देऊ किनभने हाम्रोमा भएको तेल सकियो अनि हाम्रा दीयोहरू निभ्दैछन्।’

9 “बुद्धिमती कन्याहरूले जवाफ दिए, ‘होइन! किनभने हाम्रोमा भएको तेल तिमीहरू सबैका लागि पर्याप्त हुँदैन। बरू, तिमीहरू आफै पसलमा गएर आफ्नो लागि तेल किन, त्यो असल हुन्छ।’

10 “त्यसपछि ती पाँचजना बुद्धिमती कन्याहरू तेल किन्नु गए। जब तिनीहरू जाँदै थिए, त्यसैबेला दुलहा आइपुगे अनि तयार रहेका सबै कन्याहरू दुलहासँग विवाहको भोजमा सामेल भए। त्यसपछि ढोका थुनियो अनि ताला लगाइयो।

11 “केही समयपछि अरू कन्याहरू आए। तिनीहरूले भने, ‘स्वामी, हामीलाई ढोका खोलिदिनु होस् हामीलाई पनि भित्र पस्न दिनुहोस्।’

12 “दुलहाले जवाफ दिए, ‘तिमीहरूलाई साँचो भन्दछु। म तिमीहरूलाई चिन्दैनौ।’

13 “यसकारण सधैं सर्तक बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्।

तीनजना नोकरको कथा

(लुका 19:11-27)

14 “स्वर्गको राज्य त्यो मानिस जस्तै हुन्छ जो आफ्नो घर देखि अर्को स्थान तर्फ यात्रा गर्छ। घरबाट निस्कनु भन्दाअघि उसले आफ्नो नोकरहरू बोलाउँछन् र आफ्ना चीजहरूको जिम्मा तिनीहरूलाई दिन्छन्।

15 कुन चाहि नोकरले के कति गर्न सक्छ भनी उसले विचार गर्यो। उसले एकजना नोकरलाई पाँच तोडा दियो। अर्कोलाई दुइ तोडा दियो। अनि तेस्रोलाई एक तोडा दियो। त्यसपछि उसले आफ्नो यात्रा शुरू गर्‍यो।

16 नोकर जसलाई पाँच तोडा दिइएको थियो त्यो तुलन्त व्यापार गर्न त्यो स्थान छोडेर हिँड्यो। उसले अरू पाँच तोडा बढाउने काम गर्‍यो।

- 17 दुइ तोडा पाउनेले पनि त्यसै गर्थो। उसले पनि आफ्नो सबै रूपियाँ व्यापारमा लगायो अनि दुइ तोडा कमायो।
 18 तर एक तोडा मात्र पैसा पाउने नोकर गयो र भईमा खाल्डो खन्यो। त्यसले त्यो पैसा खाल्डामा पुर्यो।
 19 “धेरै समयपछि मालिक घर फर्कियो। उसले नोकरहरूलाई ती रूपियाँहरू तिमीहरूले के-के गर्थौ भनेर सोध्यो।
 20 पाँच तोडा पाउने नोकर पैसा लिएर मालिककहाँ आयो। त्यसले भन्यो, ‘महाशय, तपाईंले मलाई पाँच तोडा विश्वास गरेर जिम्मा दिनुभएको थियो। यसकारण अरू पाँच तोडा कमाउनलाई मैले ती रूपियाँ काममा लगाएँ।’
 21 “मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्थौ। तिमी असल नोकर हो जसलाई विश्वास गर्न सकिन्छ। त्यति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्थौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिन सक्छु। आज र मसित खुशी मनाऊ।’
 22 “त्यसपछि दुइ तोडा पाउने नोकर मालिक कहाँ गयो। त्यसले भन्यो, ‘महाशय तपाईंले मलाई दुइ तोडा जिम्मा दिनुभएको थियो। यसकारण मैले त्यो पैसा उपयोग गरे र अरू दुइ तोडा कमाएँ।’
 23 “मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्थौ। तिमी असल नोकर हो जसलाई विश्वास गर्न सकिन्छ। त्यति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्थौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिनेछु। आज र मसित खुशी मनाऊ।’
 24 “त्यसपछि एक तोडा पाउने नोकर मालिककहाँ आयो। त्यसले भन्यो, महाशय ‘मैले तपाईंलाई धेरै कठोर मानिसको रूपमा जान्न पाएँ। बिऊ नै नरोपी तपाईंले अन्न बटुल्न चाहनु भयो।
 25 यसकारण म धेरै भयभित भएँ। मैले तपाईंको पैसा जमीनमा लुकाएँ तपाईंले दिनुभएको त्यो थौलो यही हो।’
 26 “मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे नोकर होस। बिस्वा नरोपेको ठाउँमा बाली उठाउन आउने र बीस्वा नखरेको ठाउँमा अन्न बटुल्ने भनेर तैले मलाई भनिस। त्यसो भए।
 27 तैले मेरो पैसा बेकमा जम्मा गर्नु पर्दथ्यो। म जब फर्केर आएको हुन्थे त्यसबेला ती सबै पैसा पाउन सक्थे। साथै त्यो पैसा माथि ब्याज पाउँन सक्थे।’
 28 “यसकारण मालिकले अरू नोकरहरूलाई भन्यो, ‘त्यो नोकरबाट पैसाको थैला खोस र जोसित दश तोडा छ उसैलाई देऊ।
 29 जो सित जति धेरै छ उसले अरू धेरै पाउनेछ। तर जोसित केही छैन, उसित भएको पनि उबाट खोसिनेछ।’
 30 त्यसपछि मालिकले भन्यो, ‘यो बेकामे नोकरलाई बाहिर अध्यारोमा निकालि देऊ। जहाँ मानिसहरू दुख र कष्टमा दाहा किट्टै स्वाबासी गरिरहेका छन्।’

मानिसको पुत्रले सबै मानिसहरूको न्याय गर्नु हुनेछ

- 31 “मानिसको पुत्र फेरि आउनु हुनेछ। उहाँ अत्यन्त गौरवसँग आउनु हुनेछ। सबै स्वर्गादतहरू पनि उहाँसँगै आउने छन्। उहाँ राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुनेछ।
 32 उहाँको अधि संस्कारभरका सबै मानिसहरू भेला हुनेछ। अनि मानिसको पुत्रले ती मानिसहरूलाई दुइ अलग अलग दलमा बाँड्नु हुनेछ। यो भेडा र बाख्राहरूलाई अलग दलमा पारे जस्तै हुनेछ।
 33 उहाँले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि राख्नुहुनेछ र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नु हुनेछ।
 34 “राजाले आफ्नो दाहिने पट्टि बसेकाहरूलाई भन्नु हुनेछ, ‘आऊ, मेरो पिताले तिमीहरूलाई धेरै आशिर्वाद दिनुभएको छ। आज र परमेस्वरले तिमीहरूको लागि प्रतिसा गर्नु भएको राज्य ग्रहण गर। सृष्टिको शुरूदेखि नै यो तिमीहरूको निम्ति तयार गरिएको थियो।
 35 यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एकलै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ।
 36 नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई लगाफाटा लगाउन दिएका थियौ। म रोगी थिएँ, अनि तिमीहरूले मलाई स्याहार गरेका थियौ। म कैदी थिएँ, तिमीहरूले मलाई हेर्न आएका थियौ।’
 37 “तब धार्मिक मानिसहरूले जवाफ दिनेछन्, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले, भोकाउनु भएको देख्यौं अनि हामीले भोजन दियौं? हामीले तपाईं तिर्खाउनु भएको कहिले देख्यौं अनि हामीले पानी पिउँन दियौं?
 38 हामीले तपाईंलाई कहिले एकलै घरदेखि टाडिएको देख्यौं र हामीले तपाईंलाई कहिले आफ्ना घरमा ल्यायौं?
 39 तपाईं कहिले नाङ्गो हुनुहुन्थ्यो र हामीले तपाईंलाई लगाफाटा लगाउन दियौं। हामीले कहिले तपाईंलाई रोगी देख्यौं वा कैदमा देख्यौं र हामी तपाईंलाई सहयोग गर्न आयौं?’
 40 “तब राजाले तिनीहरूलाई जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँचो भन्दछु। यहाँ तिमीहरूले मेरा यी मानिसहरूका निम्ति जे जति गर्थौ, ती जतिनै नगण्य भएता पनि तिमीहरूले मेरा निम्ति गरेका हो।’
 41 “त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेस्वरले अर्धिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सधैं जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दतहरूकालागि बालिएको हो।
 42 तिमीहरू गडहल, किनभने म भोकाएको थिएँ, तिमीहरूले केही खान दिएनौ। म तिर्खाएको थिएँ, तिमीहरूले केही पिउन दिएनौ।
 43 म घरदेखि एकलै र टाढोमा थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा बोलाएनौ। म नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई पहिरनलाई वस्त्रहरू दिएनौ। म रोगी थिएँ, अनि कैदमा थिएँ, तिमीहरूले मेरो परवाह नै गरेनौ।’
 44 “त्यसपछि तिनीहरूले पनि जवाफ दिए, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले भोकाएको र तिर्खाएको देख्यौं? हामीले कहिले तपाईंलाई एकलै घरदेखि टाढो भएको देख्यौं? अनि हामीले तपाईंलाई कहिले नाङ्गो वा विरामी वा कैदमा परेको देख्यौं? अनि यी सब देखेर हामीले मद्दत गरेनौं?’
 45 “त्यसपछि राजाले तिनीहरूलाई जवाफ दिए, ‘म तिमीहरूलाई साँचो भन्दछु, यी मेरा मानिसहरू निम्ति जे पनि तिमीहरूले गरेनौ, यी सबै तिमीहरूले मेरो निम्ति गरेनौ।’
 46 “त्यसपछि ती दुष्ट मानिसहरू सदा-सर्वदा दण्डित हुनको निम्ति जाने छन्। तर असल मानिसहरू चाँहिअनन्त जीवन प्राप्त गर्न जानेछन्।”

26

यहूदी नेताहरूद्वारा येशूलाई मार्ने षड्यन्त्र

(मर्कुस 14:1-2; लुका 22:1-2; यहून्ना 11:45-53)

1 येशूले यी सबैकुरा भनिसकेपछि आफ्ना चेलाहरूलाई भन्नुभयो,

2 “तिमीहरूलाई थपिहे छु दुइ दिनपछि निस्तार-चार शुरु हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रूसमा टांगलाई शत्रुहरू कहाँ सुम्पिनेछ।”

- 3 तब मुख्य पूजाहारीहरू र यहदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो।
 4 त्यस सभामा येशूलाई कसरी पक्रिने भन्ने उपाय तिनीहरूले निकाले। तिनीहरूले केही झटो निर्हुँ गरेर येशूलाई पक्रिने र मार्ने निश्चय गरे।
 5 तिनीहरूले भने, “निस्तार-चाडको दिनमा हामी येशूलाई पक्रन सक्दैनौं। हामी मानिसहरू रिसाएको र दङ्गा गरेको चाहँदैनौं।”

एउटी झिले केही विशेष काम गर्छिन्

(मर्कुस 14:3-9; यहन्ना 12:1-8)

- 6 येशू बेथानीमा हुनुहुन्थ्यो। उहाँ कुश्रोगी शिमोनको घरमा हुनुहुन्थ्यो।
 7 जतिबेला येशू त्यहाँ हुनुहुन्थ्यो, एउटी आईमाई उहाँ कहाँ आइन्। उनीसँग बहुमूल्य अन्तर भरिएको एउटा सङ्गमर्मरको भुँडुलको थियो। येशूले खाँदो गर्नु भएको बेला तिनले येशूको शिरमा त्यो सुगन्धित अन्तर खन्याइन्।
 8 चेलाहरूले त्यो देखे र आईमाईसँग रिसाए। चेलाहरूले सोधे, “यो अन्तर किन नष्ट गरेको?”
 9 यसलाई धेरै दाममा बेचेर गरीबहरूलाई दिन सकिन्थ्यो।”
 10 येशूले यी सब थाहा पाउनुभयो। येशूले भन्नुभयो, “तिमीहरूले यिनलाई किन दिक्दारी दिन्छौ? यिनले मेरो निम्ति असल कार्य गरेकी छिन्।
 11 ती गरीब मानिसहरू सदा तिमीहरू साथ छन्। तर म सधैं तिमीहरूको साथ रहिरहने छैन।
 12 यिनले मेरो शरीरभरि अन्तर छरिदिइन् यिनले मलाई म मरे पछि मृत-संस्कारको निम्ति तयार पारेकी हुन्।
 13 म तिमीहरूलाई साँचो भन्दछु। यो सुसमाचार सारा संसारमा प्रचार गरिनेछ। अनि प्रत्येक ठाउँमा यी झिले गरेको सु-कार्यहरूलाई पनि बताइन्छ। अनि मानिसहरूले यिनलाई सधैं सम्झने छन्।”

यहदा येशूको शत्रु हुन्छ

(मर्कुस 14:10-11; लुका 22:3-6)

- 14 त्यसपछि बाहजना चेलाहरूमध्ये एकजना मुख्य पूजाहारीहरूकहाँ गयो। त्यो चेलाको नाउँ यहदा इस्करयोती थियो।
 15 यहदाले भन्यो, “म तिमीहरूको हातमा येशूलाई सम्पनेछु। यसको लागि मलाई कति पैस दिन्छौ?” पूजाहारीहरूले त्यसलाई चाँदीका तीस वटा सिक्का दिए।
 16 त्यसबेलादेखि यहदाले येशूलाई सुम्पिदिने मौका खोज्न लाग्यो।

येशूले निस्तार-चाडको भोज खानु भयो

(मर्कुस 14:12-21; लुका 22:7-14, 21-23; यहन्ना 13:21-30)

- 17 अखमिरो रोटीको पहिले दिन, चेलाहरू येशूकहाँ आए। चेलाहरूले भने, “निस्तार-चाडको भोजन गर्न हामी तपाईंलाई तयार पारिदिन्छौं। हामीले कहाँ खान तयार गरेका तपाईं चाहनु हुन्छ?”
 18 येशूले भन्नुभयो, “शहरतिर जाऊ। मैले चिनेको मानिसको घरमा जाऊ। उसलाई गुस्ले यसो भन्नु भएको छ भनेर भन, ‘मेरो तोकिएको समय अति नजिक आएको छ। म निस्तार चाडको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु।’ ”
 19 चेलाहरूले येशूको आज्ञा अनुसार सबैकाम गरिदिए। तिनीहरूले निस्तार-चाडको भोज तयार पारे।
 20 जब सौँझ भयो, येशू आफ्ना चेलाहरूसँग खानामा बस्नु भएको थियो।
 21 तिनीहरू सबैले भोजन खाइरहेका थिए। येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। तिमीहरूमध्ये कुनै एकजनाले मलाई विश्वासघात गर्नेछो।”
 22 चेलाहरू यो सुनेर दुःखी भए। प्रत्येकले उहाँलाई सोधे, “प्रभु अवश्य पनि मचाहिँ होइन ठीक हो?”
 23 येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ।
 24 मानिसको पुराले धर्मशास्त्रमा लेखिए अनुसार जानुपर्छ र उसले मर्नेपर्छ। तर मानिसको पुरालाई मार्नका निम्ति सुम्पने त्यस मानिसले नराम्रो परिणाम भोग्नु पर्नेछ। यस्तो हुनुभन्दा त त्यो मानिस नजन्मिएको भए बेस हुने थियो।”
 25 त्यसपछि येशूलाई विश्वासघात गर्न यहदाले येशूलाई भने, “गुरूज्यू, निश्चय नै म त्यो एकजना होइन ठीक हो?”
 येशूले भन्नुभयो, “हो, यो तिमी नै हो।”

प्रभु भोज

(मर्कुस 14:22-26; लुका 22:15-20; 1 कोरिन्थी 11:23-25)

- 26 खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो। र भन्नुभयो, “यो रोटीहरू लेओ र खाओ। यो रोटी नै मेरो शरीर हो।”
 27 त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, “तिमीहरू प्रत्येकले यसबाट पिओ।
 28 यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ।
 29 म तिमीहरूलाई भन्दछु म यो दाखरस फेरि पिउँदिन जबसम्म मेरो पिताको राज्यमा नयाँ जस्तै भएर हामीहरू एकै पिउँदैनौं।”
 30 तिनीहरू सबैले एउटा भजन गाए। त्यसपछि उनीहरू “जैतूत डाँडामा” गाए।

चेलाहरूले आफूलाई छाड्ने छन् भनि येशू भन्नु हुन्छ

(मर्कुस 14:27-31; लुका 22:31-34; यहन्ना 13:36-38)

- 31 येशूले चेलाहरूलाई भन्नुभयो, “आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौं। किनभने यो धर्मशास्त्रमा लेखिएको छ;

‘म गोठलोलाई प्रहार गर्नेछु,

अनि बथानका भेडाहरू छरपष्ट हुनेछन्।’

जकरिया 13:7

- 32 तर म मरेपछि, म मृत्युदेखि बाँकी उठ्नेछु। त्यसपछि म गालील जानेछु। तिमीहरू पुनुअघिने म त्यहाँ जानेछु।”

33 पढ्दासले भने, “सबै चेलाहरूले तपाईंको कारणले विश्वास हराउन सक्नेछन्। तर म मेरो विश्वास कहिल्यै हराउँदिन।”

34 येशूले भन्नुभयो, “म तिमीलाई साँचो भन्दछु। आजै राती भाले बासु अघि तिमीले मलाई तिनपल्ट इन्कार गरिसकेका हुनेछौ।”
 35 तर पत्रुसले जवाफ दिए, “म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैन तपाईं साथै मर्नु परेता पनि म तपाईंलाई इन्कार गर्ने छैन।” अनि सबै चेलाहरूले यही कुरा दोहोयाए।

एकान्तमा येशूको प्रार्थना
 (मर्कस 14:32-42; लुका 22:39-46)

36 त्यसपछि येशू आफ्ना चेलाहरूसामथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ बस, म चाहिँ त्यहाँ गएर प्रार्थना गर्छु।”

37 येशूले पत्रुस र जब्दीको दुइ छोराहरूलाई आफ्नो साथमा लानुभयो। अनि येशू खबै दुःखी र विचलित हुनुभयो।

38 येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दुःखै दुःखले भरिएको छ। मेरो प्राण गहिरो शोकले मेरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।”

39 अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।”

40 त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ फर्किनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ?”

41 जागा बस अनि प्रार्थना गर, जसद्वारा तिमी परीक्षामा पर्ने छैनौ। तिम्रो आत्मा तयार छ तर तिम्रो शरीर कमजोर छ।”

42 त्यसपछि येशू फेरि दोस्रोपटक जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो, “मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईंले चाहनु भए जस्तै हुन दिनु होस्।”

43 येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनु भयो यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो किनभने तिनीहरूको आँखाहरू भारी थिए।

44 यसकारण तिनीहरूलाई छोडेर येशू केहीपर जानु भयो। अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो।

45 तब येशू चेलाहरूसकहाँ आएर भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरीरहेकै छौ? मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिने समय नजिक आइसकेको छ।

46 उठ! हामी गइहाल्नु पर्छ। यहाँ मलाई विश्वासघात गर्ने आउँदछ।”

येशू पक्राउ पर्नु भयो
 (मर्कस 14:43-50; लुका 22:47-53; यहान्ना 18:3-12)

47 जतिबेला येशू बातचीत गर्दै हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुग्यो। यहूदा बाहजना चेलाहरूसकैका एकजना थिए। यहूदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू र जनताका बडा-प्रधानहरूलाई पठाएका थिए। यहूदाका ती मानिसहरू तरवार र भालाहरू लिएर आएका थिए।
 48 यहूदाले येशूलाई चिनाउन भनेर तिनीहरूलाई यो संकेत दिएको थियो। यहूदाले भन्यो, “म जसलाई चुम्बन गर्छु उही नै येशू हो। उसैलाई पक्रनु।”

49 अनि यहूदा सिधै येशूसकहाँ आएर भन्यो, “हे गुरुज्यू!” त्यसपछि यहूदाले येशूलाई चुम्बन खाए।

50 येशूले भन्नुभयो, “हे मित्र, तिमी जे गर्न आएका छौ त्यो गर।”

त्यतिनि बेला मानिसहरू आएर येशूलाई हात हाले। अनि उहाँलाई पक्रिए।

51 जब यस्तो भयो, तब येशूको साथमा भएका एकजना चेलाले तरवार झिक्यो। उसले प्रधान पूजाहारीको नोकरलाई हान्यो अनि कान च्वाट्ट छिनाइदियो।

52 येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा हाल। जसले तरवार चलाउँछ उसलाई तरवारले नै मार्दछ।

53 तिमीलाई थाहा छ, मैले मेरा पितासक मलाई सहायता गर्नु होस् भनी विन्ती गर्ने हो भने। उहाँले स्वर्गदूताहरूका बाह पल्टिन झैं पठाउनु हुन्छ?

54 तर मैले गरे भने धर्मशास्त्रहरूमा लेखिएको कुरा कसरी पूरा हुनेछ? धर्मशास्त्रले यो यस्तै हुनुपर्छ भन्को।

55 तब येशूले सबै मानिसहरूलाई भन्नुभयो, “तिमीहरू मकहाँ तरवार र भालाहरू लिएर आयौ, मानौं म एक अपराधी हँ। म प्रत्येक दिन मन्दिरमा बसेर सिकाइरहेको हुन्थे। अनि तिमीहरूले मलाई त्यहाँ पक्रेनौ।

56 तर ती सबै कुराहरू अगमवक्ताहरूले लेखेअनुसार पूरा होऊन् भनेर यस्तो भयो।” त्यसपछि येशूको सबै चेलाहरू उहाँलाई एकलो छोडेर भागे।

येशू यहूदी अगुवाहरूको अघि
 (मर्कस 14:53-65; लुका 22:54-55, 63-71; यहान्ना 18:13-14, 19-24)

57 येशूलाई पक्रनेहरूले उहाँलाई प्रमुख पूजाहारी कैयाफाको घरमा पुर्याए। शास्त्रीहरू र बूडा यहूदी अगजहरू त्यहाँ भेला भएका थिए।

58 पत्रुसले परमेश्वरबाट येशूलाई लेखिएको कुरा कसरी पूरा हुनेछ? धर्मशास्त्रले यो यस्तै हुनुपर्छ भन्को।
 59 प्रधान पूजाहारीहरू र यहूदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विप्लुमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे।

60 धेरै मानिसहरू आएर येशूको विप्लु झूटा अभियोगहरू लगाए। तर महासभाले येशूलाई मार्नसकिने त्यस्तो कुनै अभियोग पाउन सकेन। तब दुइजना मानिस आएर भन्न लागे,

61 “यो मानिसले ‘म परमेश्वरको मन्दिर भत्काउन सक्छु अनि तीन दिनभित्र फेरि म यसलाई बनाइदिन सक्छु भनेको छ।’”

62 अनि प्रधान पूजाहारीले उठेर येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विप्लुमा अभियोग लगाएका छन्। के आफूमाथि लगाइएका आरोपहरूप्रति तपाईंको केही जवाफ छैन? के तिनीहरूले ठीकै भनेका हुन्?”

63 येशूले केही भन्नु भएन।

तब प्रधान पूजाहारीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”

64 येशूले भन्नुभयो, “हो, म नै हँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।”

65 प्रधान पूजाहारीले जब यो कुरा सुने उनी खूबै क्रोधित भए। आफ्नै वक्त्र च्याट्टै उनले भन्न लागे, “यो मानिसले परमेश्वरको निन्दा गरेको हो! हामीलाई अरु धेरै प्रमाणको के खाँचो छ? तिमीहरू सबैले यिनले परमेश्वरको विस्मृता निन्दा गरेका सुन्यौ।

66 तिमीहरूको के राय छ?”

यहदीहरूले जवाफ दिए, “उनी दोषी छन् उनी मृत्यु दण्डको योग्यछन्।”

67 त्यसपछि मानिसहरूले येशुको मुखमा थुकिदिए। तिनीहरूले उहाँलाई मुक्काले हर्काए। कसै-कसैले येशुलाई झाप्ट दिए।

68 तिनीहरूले भने, “तँ अगमवक्ता खीष्ट हो भन्ने प्रमाण देखाऊ! तँलाई पिट्ने को हो?”

येशुलाई चिन्दछु भन्न पत्रुस डराए

(मर्कुस 14:66-72; लुका 22:56-62; यहन्ना 18:15-18, 25-27)

69 त्यसबेला, पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकनीले आएर भनी, “तिमी पनि गालील निवासी येशुसंग थियौ।”

70 तर पत्रुसले त्यहाँ उपस्थित भएका सबै मानिसहरूको अघाडी यो कुरालाई अस्वीकार गरे। उनले भने, “तिमीहरू के कुरा गरिरहेको छौ मैले केही बुझिन?”

71 त्यसपछि पत्रुसले त्यो ठाउँ छोडे। ढोकामा अर्को व्रतिले तिनीलाई देखी। त्यसले त्यहाँ भएका मानिसहरूलाई भनि, “यो मानिस पनि नासरतको येशुसंग थियो।”

72 पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, “परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु यो मानिस को हो म चिन्दिन।”

73 केहीसमयपछि केही उभिरहेका मानिसहरू पत्रुसकहाँ गए र भने, “हामी जान्दछौ एक येशुको चेलाहरू मध्ये तिमी पनि हो। तिम्रो कुरा गराईले त्यो प्रमाण दिन्छ।”

74 तब पत्रुसले धिक्कार लागे। दृढ भएर उनले भने, “म परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु कि यो मानिसको हो म चिन्दिन।” पत्रुसले यसो भन्ने बित्तिकै भाले बास्यो।

75 तब पत्रुसलाई येशुले भनेका कुराहरूको सम्झना भयो “भाले बास्र अधिने मलाई तिमीले तीनपल्ट अस्वीकार गर्नेछौ।” त्यसपछि पत्रुस बाहिर गएर धुस्धुस् रोए।

27

येशुलाई बडा हाकिम पिलातसकहाँ लगियो

(मर्कुस 15:1; लुका 23:1-2; यहन्ना 18:28-32)

1 भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहदी प्रधानहरूले येशुलाई मान्न आपसमा सरसल्लाह गरे।

2 तिनीहरूले येशुलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशुलाई पिलातसकहाँ सुम्पिदिए।

यहदाको आत्महत्या

(प्रेरित 1:18-19)

3 यहदाले येशुलाई मृत्यु दण्ड दिएका थाहापयो। यहदा एकजना थिए जसले येशुलाई विश्वासघात गर्ने त्यो नै थियो। यहदालाई पछुतो लाग्यो अनि उसले तीसवटा चाँदीका सिक्का मुख्य पूजाहारीहरू र बडा यहदी नेताहरू कहाँ फर्काइ दियो।

4 यहदाले भन्यो, “मैले पाप गरेँ, मैले एकजना निर्दोष मानिसहरूलाई मान्न ल्याएँ।”

यहदी अग्वाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, हाम्रो होइन।”

5 यसकारण यहदाले चाँदीका जम्मे सिक्काहरू मन्दिरभित्र फालिदिए। त्यसपछि यहदाले त्यो ठाउँ छाड्यो अनि आफै झुण्डिएर आत्महत्या गर्‍यो।

6 मुख्य पूजाहारीले सिक्काहरू बटुले। तिनीहरूले भने, “कानून अनुसार यस्तो पैसाहरू मन्दिरको पैसासँग मिसाउनु हुँदैन, किनभने यो पैसा कसैको मृत्युको लागि दिइएको हो।”

7 त्यसपछि तिनीहरूले ती सिक्काहरूबाट कुम्हालेको खेत किन्ने निश्चय गरे। यो जमीनलाई तिनीहरूले यरूशलेममा घुम्न आउँदा मरेकाहरूको लाश गाड्ने ठाउँ बनाउने मतो गरे।

8 यस कारणले आजसम्म त्यो खेतलाई रगतको जमीन भन्ने गरिन्छ।

9 यसरी यस्तो हुनेछ भनेर यर्मिया अगमवक्ताले जे भनेका थिए सो पूर्ण भयो।

“तिनीहरूले तीस वटा चाँदीका सिक्काहरू लिए। यहदीहरूले त्यतिनै पैसा उहाँको जीवनको लागि चुक्ता गर्ने निश्चय गरेका थिए।

10 परमप्रभुले मलाई आदेश गर्नु भए झैं तिनीहरूले ती तीस वटा सिक्काहरू कुम्हालेको जमीन किन्न चलाए।”*

बडाहाकिम पिलातसद्वारा येशुलाई प्रश्नहरू

(मर्कुस 15:2-5; लुका 23:3-5; यहन्ना 18:33-38)

11 येशु बडा हाकिम पिलातसको अघाडि उभिन भयो। पिलातसले उहाँलाई प्रश्न गरे। उनले सोधे, “के तिमी नै यहदीहरूको राजा हो?”

येशुले जवाफ दिनुभयो, “हो, म हँ।”

12 जब मुख्य पूजाहारीहरू र बडा यहदी प्रधानहरूले येशु विस्मृ अभियोग लगाए, उहाँले कुनै जवाफ दिनु भएन।

13 अनि पिलातसले येशुलाई भने, “तिमीले आफूमाथि लगाएका अभियोगहरू सुनेनौ। किन तिमीले तिनको जवाफ नदिएको?”

14 तर येशुले पिलातसलाई केही जवाफ दिन अस्वीकार गर्नुभयो। यसमा पिलातस चकित भए।

येशुलाई मुक्त गर्ने पिलातसको चेष्टा असफल

(मर्कुस 15:6-15 लुका 23:13-25; यहन्ना 18:39-19:16)

15 प्रत्येक वर्षनिस्तार चाडको समयमा बडा हाकिमद्वारा उसले चाहे अनुसार थुनामा परेका एकजना मानिसहरूलाई मुक्त गर्न सक्थ्यो।

16 त्यसबेला एकजना एकदमै दृष्ट मानिस कैदमा परेका थियो। त्यसको नाम बरब्बा थियो।

17 सबै मानिसहरू पिलातसकै घरमा भेला भएका थिए। पिलातसले मानिसहरूलाई भने, “तिमीहरूको लागि एकजना मानिसलाई मुक्त गरिनेछ।

कुन मानिसलाई मैले मुक्त गरिदिएको चाहन्छौ बरब्बा कि खीष्ट भनिने येशुलाई?”

* 27:10: “तिनीहरूले ... चलाए” हेनुहोस जकरिया 11:12-13; यर्मिया 32:6-9

- 18 पिलातस जान्दथे कि मानिसहरूले नै इष्याको कारणले येशूलाई तिनीकहाँ सुम्पिका हुन।
- 19 पिलातस न्यायकर्ताको कुसीमा बसिरहेको बेला उनकी धर्मपत्नीले तिनलाई एउटा समाचार पठाइन। समाचार यस्तो थियो: “त्यो निर्दोष मानिसको विद्ममा केही नगर्नुहोस। तिनको बारेमा आज राती मैले सपना देखेकी छु। अनि त्यो सपनाले मलाई अत्यन्त विचलित तुल्याएको छ।”
- 20 तर मुख्य पुजाहारीहरू र यहूदी अग्रजहरूले बरब्बालाई मुक्त गरिदिनुपर्छ र येशूलाई मार्नुपर्छ भनी मांग गर्न मानिसहरूलाई सुर्‍याए।
- 21 पिलातसले भने, “बरब्बा र येशू मध्ये तिमीहरूको लागि मैले कसलाई छोडिदिनु पर्ने?” मानिसहरूले जवाफ दिए, “बरब्बालाई मुक्त गरिदिनु होस!”
- 22 पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई चाहिँ के गर्नुपर्ने?” सबै मानिसहरूले भने, “उसलाई क्रूसमा झण्ड्याएर मार्नुपर्छ!”
- 23 पिलातसले सोधे, “किन? उसले के गल्ती गरेको छ?” तब सबैले उच्च स्वरले कराएर भने, “उसलाई क्रूसमा झण्ड्याएर मार्नुपर्छ।”
- 24 अब कसै गरेर पनि मानिसहरूको निर्णय बदल्न सकिँदैन भनी पिलातसले बुझे अनि उनले यो पनि देखे कि मानिसहरू उतेजित भइरहेका थिए अनि झन्-झन् जोडले कराउँदै थिए। पिलातसले सबैको अधि पानी लिए आफ्ना हात धोए। त्यसपछि उनले भने, “मलाई यो मानिसको मृत्युको निम्ति दोषी ठहर्‍याइने छैन। दोष तिमीहरू माथि पर्नेछ।”
- 25 सबै मानिसहरूले जवाफ दिए, “हामी यस मानिसको मृत्युको भागी साथ-साथै हाम्रा छोरा छोरीहरू हुनेछन्।”
- 26 अन्त्यमा पिलातसले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए। पिलातसले केही सैनिकहरूलाई येशूलाई कोरा लगाउन लगाए। त्यसपछि उनले येशूलाई क्रूसमा झण्ड्याएर मार्नलाई तिनीहरूको हातमा सुम्पिदिए।

पिलातसको सैनिकहरूद्वारा येशूको खिल्ली

(मर्कस 15:16-20 यहन्ना 19:2-3)

- 27 त्यसपछि पिलातसका सैनिकहरूले येशूलाई बडाहाकिमको महलमा ल्याई पुर्याए। सबै सैनिकहरू येशू वरिपरि भेला भए।
- 28 तिनीहरूले येशूको लुगाफाटा उतारिदिए अनि रातो वस्त्र लगाइदिए।
- 29 तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिरयाइदिए। अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठी थमाइदिए। त्यसपछि ती सैनिकहरूले येशूको सामने घुँडा टेकेर खिल्ली उडाउन थाले। तिनीहरूले भन्न लागे, “हे यहूदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौं।”
- 30 सैनिकहरूले येशूलाई थुकिदिए। अनि उहाँ को लठीले उहाँ कै टाउकामा हिकाए।
- 31 जब तिनीहरूले येशूको खिल्ली उडाइसके तब तिनीहरूले उनको वस्त्र उतारिदिए अनि फेरि उहाँकै वस्त्र लगाइदिए त्यसपछि येशूलाई झण्ड्याएर मार्नलाई लिएर गए।

येशूलाई क्रूसमा झण्ड्याइयो

(मर्कस 15:21-32; लुका 23:26-39; यहन्ना 19:17-19)

- 32 सैनिकहरू येशूलाई लिएर शहरदेखि बाहिर गइरहेका थिए। सैनिकहरूले कुनै एउटा मानिसलाई जबरजस्ती गरेर येशूको क्रूस बोक्न लगाए। साइदेनिमा बस्ने त्यस मानिसको नाम शिमोन थियो।
- 33 तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। (गलगथाको अर्थ “खप्परे” हो)।
- 34 जब तिनीहरू गलगथामा पुगे। सैनिकहरूले, येशूलाई दाखरस पिउन दिए। त्यसमा पीत मिसाइएको थियो। येशूले त्यो चारुड भयो तर पिउन अस्वीकार गर्नुभयो।
- 35 तब सैनिकहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि सैनिकहरूले येशूको लुगाफाटा आपसमा बाँढ्नलाई चिष्टा हाले।
- 36 तिनीहरूले त्यहाँ बसेर येशूको पहरा दिए।
- 37 तिनीहरूले येशूको विद्ममा लेखिएको एउटा दोष-पत्र उहाँको टाउकोमाथि राखिदिए। त्यसमा “येशू यहूदीहरूका राजा हुन्” भन्ने लेखिएको थियो।
- 38 येशूसँगै दुइजना डाकूहरूलाई पनि क्रूसमा झण्ड्याइएको थियो। एउटा डाकूलाई येशूको दहिनेपट्टि र अर्को डाकूलाई उहाँको देब्रेपट्टि झण्ड्याइएको थिए।
- 39 आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले उहाँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे।
- 40 “तिमीले नै भनेका हो, मन्दिर् भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु। अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी सौँचै परमेश्वरको पुत्र हो भने!”
- 41 मुख्य पुजाहारीहरू, शास्त्रीहरू, र अग्रज यहूदी प्रधानहरू पनि त्यही थिए। ती मानिसहरूले पनि येशूको खिल्ली उडाउन थाले।
- 42 तिनीहरूले भने, “उनले अरूलाई बचाएका छन्। तर आफैलाई उनले बँचाउन सकेनन्। मानिसहरूका अनुसार उनी नै इस्राएलका राजा हुन्। यदि उनी नै इस्राएलका राजा हुन भने, अब उनी आफै क्रूसबाट ओर्लेर आउनु पर्छ। त्यसपछि हामी उनलाई वि्वास गर्नेछौं।”
- 43 उनले परमेश्वरमाथि वि्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैले भन्नु भएको छ, “म नै परमेश्वरको पुत्र हूँ।”
- 44 अनि त्यसै गरी येशूको छेउमा टाँगिएको डाकूले पनि उहाँका निन्दा गर्‍यो।

येशूको मृत्यु

(मर्कस 15:33-41; लुका 23:44-49; यहन्ना 19:28-30)

- 45 मध्याह्न हूँदा सम्पूर्ण देशमा नै अँध्यारो छायो। यस्तो अन्धकार प्राय तीन घण्टासम्म भइरहयो।
- 46 प्राय तीन बजेतिर येशू ठूलो स्वरमा कराउनु भयो, “एली, एली, लामा सबथखथनी?” यसको अर्थ, “मेरा परमेश्वर मेरा परमेश्वर, तपाईंले मलाई किन एकलै छोड्नु भयो?”*
- 47 छेउमा उभिरहेका केही मानिसहरूले त्यो सबै सुने। तिनीहरूले भने, “उहाँले एलियालाई बोलाउनु हुँदछ।”
- 48 एककासि तिनीसमध्ये एक जनाले झट्टे दारुर् गई एउटा स्पञ्ज लिएर आयो। त्यसले त्यो स्पञ्ज सिकाले भनेर एउटा लठीमा बाँधेर राखेको थियो। अनि उसले येशूलाई पिउन दिनका निम्ति त्यस लठीको सहायताले स्पञ्ज उठायो।
- 49 तर अरू मानिसहरूले भने, “हामी पर्खौं अनि हेरो उहाँलाई बँचाउन एलिया आउने हुन् कि होइनन्।”
- 50 येशू फेरि एकपल्ट ठूलो स्वरमा चिच्याउनु भयो। अनि प्राण त्याग्नु भयो।

* 27:46: भजनसंग्रह 22:1 बाट उद्धृत गरिएको।

51 जब येशु मर्नु भयो, मन्दिरको पर्दा आफै दुइ टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म बारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फटे।

52 चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे।

53 येशु बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।

54 सेनाका अधिकारी र येशुलाई पहरा दिने सैनिकहरूले भुँइचालो गएको र अरू घटनाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”

55 क्रूस देखि धेरै टाढा बसेर धेरै आईमाईहरू पनि हेरिरहेका थिए। ती आईमाईहरूनै गालीलदेखि येशुको साथ देखेरख गर्न उहाँसँगै आएका थिए।

56 मरियम मग्दलिन, याकूब र यूसुफकी आमा मरियम अनि जब्दीका छोराहरूकी आमा ती स्त्रीहरू मध्ये थिए।

येशुलाई गाडियो

(मर्कुस 15:42-47; लुका 23:50-56; यहून्ना 19:38-42)

57 त्यसै बेलुकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिभिथिया नगरमा बसे उनी येशुकै एकजना चेला भएका थिए।

58 यूसुफ पितासको सामु आए अनि येशुको लाशको निम्ति तिनलाई विन्ती गरे। पितासले आफ्ना सैनिकहरूलाई यूसुफलाई त्यो लाश दिनु भन्ने आदेश गरे।

59 त्यसपछि यूसुफले त्यो लाश लगेर त्यसलाई कात्रोले बेहे।

60 यूसुफले येशुको त्यो लाशलाई एउटा नयाँ चिहानमा राखे जसलाई उनी आफैले भएरै चट्टानमा खोपी बनाएका थिए। तब उनले एकदमै ठूलो ढुङ्गा लडाउँदै ल्याएर चिहानको ढोका बन्द गरिदिए। यति गरेपछि यूसुफ आफ्नो बाटो लगे।

61 मरियम मग्दलिन, अनि मरियम नाम गरेकी अर्को आईमाई पनि चिहानको अर्को पट्टि बसिरहेका थिए।

येशुको चिहानमा पहरा

62 त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पितासकहाँ पुगे।

63 तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो।

64 यसकारण तीन दिनसम्म त्यो चिहानमा पहरा दिने आदेश पालेहरूलाई दिनुहोस्। उसका चेलाहरू आएर त्यहाँबाट उसको लाश चोरेर लैजान सक्छन्। अनि तिनीहरूले मानिसहरूलाई ‘तिनी मेरेकोबाट जागे’ भन्नसक्छन्। यसपल्टको त्यो आफवाह पहिलेको भन्दा धेरै भयानक भएर फैलिनसक्छ।”

65 पितासले भने, “केही सैनिकहरूलाई लिएर जाउ अनि सकेसम्म चिहानलाई सुरक्षित राख।”

66 यसकारण तिनीहरू त्यहाँ गए र त्यस चिहानको मुखमा गतिलो ढुङ्गाले बन्द गरेर मोहर लगाए अनि पालेहरू खटाएर चिहानलाई सुरक्षित बनाए।

28

येशु बौरी उठेको समाचार

(मर्कुस 16:1-8; लुका 24:1-12; यहून्ना 20:1-10)

1 विश्रामको भोलिपल्ट सप्ताहको पहिलो दिन थियो। पहिलो दिनको झिसमिसे उज्यालो हुदाँ मरियम मग्दलिन र मरियम नाम गरेकी अर्की स्त्रीहरू चिहान हेर्न गए।

2 त्यसबेला त्यहाँ ठूलो भुँइचालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे।

3 ती स्वर्गदूत बिजुली जस्तै चम्किला थिए। उनको लुगाफाटा हिउँ जस्तो सेतो थियो।

4 ती स्वर्गदूतलाई देखेर सैनिकहरू डरले कामे अनि बेहोस भएर लडे।

5 त्यो स्वर्गदूतले भने, “तिमीहरू डराउनु पर्दैन। म जान्दछु तिमीहरू येशुलाई खोजिरहेका छौ, जसलाई क्रूसमा झण्डिएर मारिएको थियो।

6 तर येशु यहाँ हुनुहुन्। उहाँ मृत्युबाट बौरी उठ्नु भएको छ, उहाँले पहिले नै भन्नुभए जस्तै। आज, अनि स्थान हेर जहाँ उहाँको शरीर राखिएको थियो।

7 अनि झट्टै गएर उहाँका चेलाहरूलाई भनिदेऊ। तिनीहरूलाई भन, ‘येशु पुनर्जीवित हुनु भएको छ। उहाँ गालीलतिर जानुभएको छ। त्यहाँ तिमीहरूको अधि नै उहाँ पुग्न हुनेछ। त्यहाँनै उहाँलाई तिमीहरूले देख्न पाउनेछौ।’ ” फेरि ती स्वर्गदूतले भने, “मैले तिमीहरूलाई भनिदिएको छु।”

8 त्यसपछि ती आईमाईहरू त्यो चिहान छोडेर गए। तिनीहरू डराए, तर खुशी पनि भए। तिनीहरू उहाँका चेलाहरूलाई त्यहाँ भएको घटनाको विषयमा सुनाउन दारु।

9 तर ती आईमाईहरू उहाँका चेलाहरूलाई भन्न दारुँ गर्दा, येशु तिनीहरूकै अधि उभिरहुनु भएको थियो। येशुले भन्नुभयो, “अभिवादन छ!” ती आईमाईहरू येशुकहाँ गए। तिनीहरूले झट्ट उहाँको पाउ पक्केर उहाँको उपासना गरे।

10 अनि येशुले तिनीहरूलाई भन्नुभयो, “डराउनु पर्दैन। जाऊ अनि मेरा भाइहरूलाई गालीलमा जान भनिदेऊ। तिनीहरूले मलाई त्यहाँ देख्न पाउनेछन्।”

यहूदी प्रमुखहरूलाई सूचना

11 तिनीहरू त्यहाँ उहाँका चेलाहरूलाई भन्न हिडे। केही समयपछि चिहानलाई पहरा दिइरहेका सैनिकहरू शहरमा गए। तिनीहरू प्रमुख पूजाहारीहरूकहाँ गए अनि तिनीहरूलाई सम्पूर्ण घटना बारे सुनाए।

12 तब मुख्य पूजाहारीहरू अनि यहूदी अगुवाहरू भेला भएर सर-सल्लाह गरे। तिनीहरूले सैनिकहरूलाई घुस दिने योजना मिलाए।

13 तिनीहरूले सैनिकहरूलाई भने, “मानिसहरूलाई भन्नु कि राती हामी निदाइरहेको बेला येशुका चेलाहरू आएर उहाँको लाश लिएर गए।

14 कतै बडा हाकिमको कानमा यो खबर पुग्यो भने हामी उहाँलाई मनाएर तिमीहरूलाई कुनै पनि अष्टेरोबाट मुक्त गर्नेछौं।”

15 तब तिनीहरूले सो पैसा लिएर अनि पूजाहारीहरूले भने बमोजिम काम गरे। तिनीहरूको उखान यहूदीहरू माझ फैलियो अनि तिनीहरू माझ अहिले सम्म पनि त्यो कुरा प्रचलित छ।

येशुका आफ्ना चेलाहरूसँग कुराकानी

(मर्कुस 16:14-18; लुका 24:36-49 यहून्ना 20:19-23; प्रेरित 1:6-8)

- 16 एघारजना चेलाहरू गालील गए।
17 येशूले भन्नुभएको डाँडामा तिनीहरू पुगे। चेलाहरूले येशूलाई डाँडामाथि देखे। तिनीहरूले येशूको उपासना गरे। तर कुनै-कुनै चेलाहरूलाई बिश्वास गरनन् की तिनी साँच्चै येशू हुन्।
18 येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ।
19 यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बसिस्मा देओ।
20 जे जे मैले तिमीहरूलाई आज्ञा गरें ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”

मर्कसको सुसमाचार

येशुको आगमन

(मती 3:1-12; लुका 3:1-9, 15-17; यहून्ना 1:19-28)

1 येशु ख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, आगमवक्ता यशैयाले भनेका घटनाबाटै आरम्भ हुन्छ।

2 यशैयाले लेखेकाछन्:

“सुन! म मेरो दूतलाई तिम्रो अधि-अधि पठाउँछु,
जसले तिम्रो बाटो तयार पार्नेछन्।”

मलाकी 3:1

3 “उजाड-स्थानमा कोही कराइहेकोछ:

‘परमप्रभुको बाटो तयार पार,
उहाँका गोरेटोहरू सोझो बनाओ।’”

यशैया 40:3

4 बरिस्मा दिने यहून्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बरिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बरिस्मा* दिनु पर्छ। यसरी तिनीहरूको पापहरूको क्षमा हुनेछन्।

5 यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यहून्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तिनीहरूलाई यर्दन नदीमा यहून्नाले बरिस्मा दिए।

6 यहून्नाले ऊँटको सौबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे।

7 त्यसपछि यहून्नाले मानिसहरूमा प्रचार शुरू गरे: “मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरे उहाँको जुताको फिन्ता खोलिदिने योग्यको छैन।”

8 म पानीद्वारा तिमीहरूलाई बरिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बरिस्मा दिनुहुनेछ।”

येशुको बरिस्मा भयो

(मती 3:13-17; लुका 3:21-22)

9 त्यसै बेला यहून्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशु आउनु भयो। यर्दन नदीमा यहून्नाले येशुलाई बरिस्मा दिए।

10 जब येशु पानीदेखि बाहिर निस्कनु हुँदै थियो, उहाँले आकाश खुल्ला देख्नुभयो। पवित्र आत्मा ढुक्कको रूप लिएर येशुकाँ ओलिनु भयो।

11 स्वर्गबाट एटा आवाज आयो अनि भन्यो: “तिमी मेरा पुत्र हौ, अनि म तिमीलाई प्रेम गर्दछु। म तीमीसँग धेरै प्रसन्न छु।”

येशुको परीक्षा

(मति 4:1-11; लुका 4:1-13)

12 त्यसपछि पवित्र आत्माले येशुलाई मरुभूमितर्फ पठाउनुभयो।

13 चालीसदिनसम्म येशु त्यही मरुभूमिमा हुनुहुन्थ्यो। उहाँ त्यहाँ वन पशुहरूसँग हुनुहुन्थ्यो। जबसम्म येशु मरुभूमिमा हुनुहुन्थ्यो, उहाँ शैतानको परीक्षामा पर्नु भयो। स्वर्गदूतहरू आए अनि येशुलाई मद्दत गरे।

गालीलमा येशुको कामको आरम्भ

(मती 4:12-17; लुका 4:14-15)

14 त्यसपछि यहून्नालाई कैदमा पारियो। येशु गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो।

15 येशुले भन्नुभयो, “यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा वि्वास गर।”

येशुले केही चेलाहरू छान्नु हुन्छ

(मती 4:18-22; लुका 5:1-11)

16 गालील तालको किनार भएर येशु हिंडिरहनु भएको थियो। येशुले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्र जाल हान्दै थिए।

17 येशुले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।”

18 त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फर्चाँकिदिए अनि येशुलाई पछ्याए।

19 येशु गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यहून्नालाई देख्नु भयो, तिनहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए।

20 तिनीहरूका बाबू जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशुले यी दुई दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकाँ बोलाउनु भयो र तिनीहरू आफ्ना बाबुलाई छोडेर येशुकाँ आए।

येशुद्वारा दृष्टात्मा भएको मानिसको उद्धार

(लुका 4:31-37)

21 येशु अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो। त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पर्सी मानिसहरूलाई शिक्षा दिनलाम्नु भयो।

22 त्यहाँ मानिसहरू येशुको उपदेश सुनेर चकित भए। व्यवस्थाका शिक्षकहरूले झै येशुले तिनीहरूलाई सिकाउनु भएन। येशुले तिनीहरूलाई कुनै अधिकार भएको मानिसले जस्तो सिकाउनुहुन्थ्यो।

* 1:4: बरिस्मा एउटा ग्रीक शब्द हो जसको अर्थ हुन्छ: कुनै व्यक्ति वा चिजलाई पानीमा “डुबाउनु,” अथवा “चोगल्नु।”

- 23 जतिबेला येशू सभाघरमा हुनुहुन्थ्यो, त्यसबेला एकजना दुष्टामा भएको मानिस त्यहाँ थियो।
 24 त्यो चिच्यायो, “हे नासरतका येशू, हामीदेखि तपाईं के चाहनुहुन्छ के तपाईं हामीलाई सर्वनाश गर्न आउनुभएको हो? म तपाईंलाई चिन्छु तपाईं परमेस्वरका परम पवित्र जन हुनुहुन्छ।”
 25 येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग, त्यस मानिसबाट निस्केर बाहिर आइज!”
 26 त्यो दुष्टमाथि उसलाई जोडले झटकाएको थियो। त्यसैबेला त्यो दुष्टमा ठूलो स्वरले चिच्याएर त्यसबाट बाहिर निस्क्यो।
 27 सबै मानिसहरू छक्क परे, र तिनीहरूले एक-अर्कामा भन्नलागे, “यहाँ के भइरहेको छ? शायद यो मानिसले केही नयाँ कुरो सिकाइरहेका होलान् उनले, अधिकारपूर्वक सिकाइरहनु भएको छ। उनले दुष्टामालाई आज्ञा गर्नसक्नु हुन्छ, अनि त्यो दुष्ट आत्माले उहाँको आज्ञा पालन गर्छ।”
 28 अनि यसो हुने बित्तिकै चाँडै नै येशूको खबर गालीलको सबै मुलुकभरि जतातै फैलियो।

येशूद्वारा अनेकौं मानिसहरू निको भए
 (मती 8:14-17; लुका 4:38-41)

- 29 येशू अनि उहाँका चेलाहरूले सभाघर छोड्नुभयो। तिनीहरू सबै याकूब र यहूनासँग सिमोन र आन्ड्रियासको घरमा जानुभयो।
 30 सिमोनकी सासु ज्वरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए।
 31 त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो। येशूले ती स्त्रीको हात समात्न भयो, अनि तिनलाई उठ्न सहायता गर्नुभयो। यसो गर्ने बित्तिकै ज्वरो हरायो। तिनी जाति भइन्। त्यसपछि तिनले उहाँको सेवा गरिन।
 32 त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए।
 33 शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए।
 34 येशूले बेला-बेले रोग लागेकाहरू सबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो।

येशूद्वारा सुसमाचार सुनाउने योजना
 (लुका 4:42-44)

- 35 भोलिपल्ट बिहान, येशू चाँडै उठ्नुभयो। उहाँले घर छोड्नुभयो, विहान अँध्यारोमा नै येशू एकान्तमा जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो।
 36 केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज गए।
 37 तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, “सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन्।”
 38 येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरु शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हँ।”
 39 अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भाग्यदिनु भयो।

येशूद्वारा एकजना रोगी निको भयो
 (मती 8:1-4; लुका 5:12-16)

- 40 एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, “तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।”
 41 येशूलाई त्यस मानिसप्रति दया लाग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।”
 42 त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो।
 43 येशूले त्यस मानिसलाई जाने आज्ञा दिनुभयो। उहाँले त्यसलाई कडा चेतावनी पनि दिनुभयो।
 44 येशूले भन्नुभयो, “होशियार बन तिम्रो निम्ति मैले गरेको काम बारे कसैलाई केही नभन्। तर पूजाहारीकहाँ गएर आफूलाई देखाऊ, अनि परमेस्वरलाई केही भेटी चाढाऊ किनभने तिमी निको भएका छौ। मोशाले बताए बमोजिम भेटी चाढाऊ। त्यसबाट मानिसहरूलाई तिमी निको भयो भन्ने थाहा हुनेछ।”
 45 तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जतातै सबै मानिसहरूसँग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतै जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।

2

येशूले पक्षाघातको रोगी लाई निको पार्नु भयो
 (मती 9:1-8; लुका 5:17-26)

- 1 केही दिनपछि, येशू कफर्नहूममा फर्कनुभयो। येशू घरमा हुनुहुन्थ्यो भन्ने खबर सबैले थाहा पाए।
 2 धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए। घर खचाखच थियो। त्यहाँ भित्र ठाउँ थिएन न त ढोका बाहिर नै उभिन ठाउँ थियो। येशू ती मानिसहरूलाई सिकाइरहनु भएको थियो।
 3 केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए।
 4 तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो। यसकारण ती मानिसहरू येशू भएको घरको छानामार्थी चढे, तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल परेका थिए। त्यसपछि तिनीहरूले त्यो पक्षाघात रोगी सुतेको ओछ्यान तलतिर झारे।
 5 यशूले देख्नुभयो कि, ती मानिसहरूमा अत्याधिक विश्वास थियो। त्यसपछि येशूले ती पक्षाघातको रोगीलाई भन्नुभयो, “ए युवक, तिम्रा पापहरू क्षमा भएका छन्।”
 6 केही व्यवस्थाका शास्त्रीहरू त्यहाँ बसिरहेका थिए, र तिनीहरूले येशूले गर्नुभएको कार्यकलाप देखे, अनि तिनीहरू स्वयं सोचन लागे:
 7 “उहाँले किन यस्तो कुरा गर्नुहुन्छ? उहाँले यस्तो कुरा गरिरहनुभएको छ जो परमेस्वरको विद्युत्मा छ। केवल परमेस्वर मात्र पाप क्षमा गर्नसक्नु हुन्छ।”
 8 येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाउनुभयो। अनि येशूले सोध्नु भयो, “किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ

9-10 मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ, तर म यो कसरी तिमीहरूलाई प्रमाण गर्नसक्छु! यो पक्षाघातीलाई के भन्नु सजिलो छ? 'तिम्रा पापहरू क्षमा गरिएको छ,' भन्नु वा, 'उठ आफ्नो बिछ्यौना बोके अनि हिंडिहाल भन्नु'? तर म तिमीहरूलाई अब देखाउनेछु कि पापहरू क्षमामा मेरो अधिकार छ।" यसो भनेर येशूले त्यो पक्षाघातीलाई भन्नुभयो,

11 "म तिमीलाई भन्दछु उठ, आफ्नो बिछ्यौना बोके अनि घर जाऊ।"

12 त्यो पक्षाघातको रोगी जुरूक उठयो। उसले आफ्नो बिछ्यौना उठायो अनि कोठादेखि बाहिरियो। सबै मानिसहरूले देख्न सके, सबै मानिसहरू छक्क परे, अनि परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूले भने, "हामीले यस्तो चमत्कार कहिल्यै देखेका थियौं।"

लेवी (मती) येशूलाई पछ्याउँछन्

(मती 9:9-13; लुका 5:27-32)

13 येशू फेरी समुद्रतिर जानुभयो, र धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले, अनि येशूले तिनीहरूलाई शिक्षा दिनुभयो।

14 येशू तालतिर जानु हुँदै थियो, उहाँले अल्फयासको छोरो लेवीलाई देख्नुभयो; लेवी कर-कार्यलयमा बसिरहेको थियो। येशूले तिनलाई भन्नुभयो, "तिमी म संग हिंड।" लेवी जुरूकै उठ्यो, र येशूलाई पछ्याउन लाग्यो।

15 त्यस दिन, येशूले लेवीको घरमा नै खाना खानुभयो। त्यहाँ धेरै कर-उठाउनेहरू, पापीहरू येशू अनि उहाँका चेलाहरूसित खाना खाइरहेका थिए। त्यहाँ धेरै मानिसहरू थिए जसले येशूलाई पछ्याउन लागेका थिए।

16 केही शास्त्रीहरूले (तिनीहरू फरिसीहरू थिए) येशूलाई पापीहरू र कर उठाउने हरूसंग खाना खाइरहेका देखे। तिनीहरूले येशूको चेलाहरूलाई भने, "किन उहाँले कर उठाउनेहरू र पापीहरूसँग खाना खानु भएको हो?"

17 येशूले यी कुरा सुन्नु भयो, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, "निरोगीहरूलाई वैद्यको आवश्यकता पर्दैन, रोगी मानिसहरूलाई नै वैद्यको आवश्यकता पर्छ, र म धर्मिहरूलाई बोलाउन यहाँ आएको होइन, तर म पापीहरूलाई बोलाउन यहाँ आएको हुँ।"

येशू अरु धार्मिक प्रमुखहरू भन्दा फरक

(मती 9:14-17; लुका 5:33-39)

18 यहुन्नाका चेलाहरू, र फरिसीहरू उपवास बसेका थिए, केही मानिसहरू येशूकहाँ आए अनि भन्न लागे, "यहुन्नाका चेलाहरू उपवास बसेका छन् अनि फरिसीहरूका चेलाहरू पनि उपवास बसेका छन् तर तपाईंका चेलाहरू किन उपवास बन्दैनन्?"

19 येशूले जवाफ दिनुभयो, "जब कुनै विवाह हुन्छ, दुलहाका अतिथिहरू तिनीहरूलाई दुलहा तिनीहरूको साथ रहन्जेलसम्म उपवास बसे कारण छैन। उनी तिनीहरूकोसाथमा भएसम्म त्यहाँ उपवास हुन सक्तैन।

20 तर समय आउनेछ जब दुलहालाई तिनीहरूबाट अलग लगिन्छ, त्यसबेला तिनीहरूले उपवास बस्छन्।

21 "कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा टाल्दैन। यदि उसले त्यसो गरे त्यो टालो खुम्चिनेछ अनि वस्त्रबाट निस्कने छ। तब प्वाल अझ दूरो हुनेछ।

22 त्यसरी नै, कसैले पनि नयाँ दाखरस पुरानो दाखरसको मसकमा खन्याउन चाहँदैन, किन? किनभने नयाँ दाखरसले त्यो मसक नै फुटाउँछ, अनि दाखरस र दाखरसको मसकहरू दुवै नष्ट हुन्छ, यसर्थ मानिसहरूले नयाँ दाखरस नयाँ मसकमा भरन मन पराउँछन्।"

कोही यहदीहरूद्वारा येशूको निन्दा

(मती 12:1-8; लुका 6:1-5)

23 विश्रामको दिनमा, येशू आफ्ना चेलाहरूसँगै अन्नका खेतहरू भाए जाँदै हुनुहुन्थ्यो, चेलाहरूले हिंड्दै गर्दा अन्नका बालाहरू टिप्न लागे।

24 फरिसीहरूले यो देखेर येशूलाई भने, "तपाईंले देख्नु भयो, तपाईंका चेलाहरूले के गरिरहेकाछन् विश्रामको दिनमा यस्तो गर्नु व्यवस्थाको विरुद्ध हो।"

25 येशूले भन्नुभयो, "तिमीहरूले कहिल्यै पढेका छैनौं, कि जब दाऊद अनि उनका साथीहरू भोकाएका थिए, अनि खानेकुरा चाहन्थे, त्यस बेला दाऊदले के गरे

26 यस्तो घटना प्रधान पूजाहारी अबियाथाको समयमा भएको थियो। दाऊदले, परमेश्वरको भवनमा पसेर परमेश्वरलाई चढाइएको रोटी खाएका थिए। अनि मोशाको व्यवस्था अनुसार खालि पूजाहारी हरूले रोटी खान सक्छन् दाऊदले आफ्नो साथमा भएका सबै मानिसहरूलाई पनि केही रोटीहरू दिए।"

27 त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, "विश्रामको दिन मानिसहरूलाई सहयोग गर्नु भनेर नै शुरू भएको हो। विश्राम दिनको नियमहरू पालन गर्नुपर्छ भनेर मानिसहरू बनेको होइन।

28 यसैले मानिसको पुत्र नै शावाथ दिनको पनि प्रभु हो।"

3

येशूद्वारा कोरीको हात निको

(मती 12:9-14; लुका 6:6-11)

1 अर्को दिन येशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो।

2 कोही यहदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहँन्थे।

3 येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, "यहाँ खडा हो, अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन्।"

4 अनि येशूले मानिसहरूलाई भन्नुभयो, "विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छ: असल गर्न वा खराबार्न? कसैको प्राण बँचाउनु की नास गर्न?" मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्।

5 येशूले चाँहि तिर मानिसहरूलाई रिसाए हेर्नुभयो, उहाँ खूबै दुःखीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, "तिम्रो हात मलाई देखाऊ" त्यस मानिसले आफ्नो हात येशूको अधि पसायो अनि तुरुन्तै निको भइहाल्यो।

6 तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्ने भनेर योजना बनाउन शुरू गरे।

अनेकौं मानिसहरू येशूको पछि लाग्छन्

7 येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए।

8 यहदिया, यरूशलेम, इद्मिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येश्ले गरेका सबै कुराहरू सुनेर आएका थिए।

9 उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो, अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो। उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो।

10 येश्ले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर टेलमठेला गर्दथे।

11 कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येश्ललाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”

12 तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कडा आज्ञा दिनुभयो।

येश्ले आफ्ना बाह्र जना चेलाहरू छान्नु भयो

(मती 10:1-4; लूका 6:12-16)

13 त्यसपछि येश पहाडमाथि लाग्नुभयो। येश्ले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो। ती मानिसहरूलाई येश्ले नै छान्नु भएको थियो। ती मानिसहरू येश भएकहाँ पुगे।

14 येश्ले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुभयो। येश्ले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो।

15 अनि येश्ले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो।

16 येश्ले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए:

सिमोन (जसलाई उहाँले पत्नस नाउँ दिनु भएको थियो),

17 याकूब र यहन्ना, जब्दीका छोराहरू (जसलाई येश्ले बोअनर्गेश नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ “गर्जनका छोराहरू”),

18 आन्ड्रियास,

फिलिप,

बारथोलोमाई,

मती,

थोमा,

याकूब (अल्फयसको छोरो),

थेदियस,

सिमोन कनानी,*

19 अनि यहूदा इस्करियोती (जसले येशूसित विश्वासघात गरेको थियो)।

कसैले येशूमा शैतान भएको ठान्छन्

(मती 12:22-32, लूका 11:14-23; 12:10)

20 त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन।

21 येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।

22 अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल(शैतान) उहाँभित्र रहेको छ! उसले दुष्ट-आत्माहरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट-आत्माहरू भगाउँदछ।”

23 यसकारण येश्ले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त भन्नु भयो। येश्ले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ?

24 यदि कुनै राज्य विभक्त भएर आफ्नै विरुद्ध झगडा गरे, त्यो धेरै दिन चलन सक्तैन।

25 अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन।

26 जब शैतान, शैतानसंगै र आफ्नै मानिसहरूसंगै झगडा गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ।

27 “यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरिले बाँध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुट्न सक्दछ।

28 “म तिमीहरूलाई साँचो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ।

29 तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैं त्यो पापको दोषी बन्नु पर्नेछ।”

30 येश्ले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टआत्मा रहेको छ भनेका थिए।

येशूको चेलाहरू नै उहाँको साँचो परिवार

(मती 12:46-50; लूका 8:19-21)

31 तब येशूका आमा र भाइहरू आए, उनीहरू बाहिरै खडा भएर एकजनालाई येशूलाई बोलउन पठाए।

32 धेरै मानिसहरू येशूको वरिपरि बसेका थिए। तिनीहरूले येशूलाई भने, “तापईका आमा र भाइहरू बाहिर तपाईंलाई पखी रहेकाछन्।”

33 येश्ले उत्तर दिनु भयो, “को चाँहि मेरा आमा हुन्? को चाँहि मेरा भाइहरू हुन्?”

34 तब येश्ले आफ्ना वरिपरि गोली भएर बसेका मानिसहरूलाई हेर्नुभयो। उहाँले भन्नुभयो, “यी मानिसहरू नै मेरा आमा र भाइहरू हुन।

35 मेरा साँच्चा भाइ बहिनीहरू र आमा तिनीहरूनै हुन् जसले परमेश्वरले चाहे अनुसार कर्म गर्दछन्।”

4

बिऊ छर्ने खेतीवालको बारेमा दृष्टान्त

(मती 13:1-9; लूका 8:4-8)

* 3:18: कनानी कनानी एक यहूदीहरूका राजनैतिक दल थियो।

1 अर्को समय, येशू समुद्रको किनारमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई उपदेश दिन लाग्नु भयो। धेरै धेरै मानिसहरू येशूको वरिपरि भेलाभए। यसर्थ येशू समुद्रमा एउटा डुङ्गाबाट चढ्नु भयो, अनि त्यहाँ बस्यो। सबै मानिसहरू समुद्रको किनारमा नै रहे।

2 येशूले डुङ्गाबाट शिक्षा दिनु भयो। येशूले तिनीहरूलाई दृष्टान्तको उपयोग गरेर धेरै कुराहरू सिकाउनु भयो। उहाँले भन्नुभयो,

3 “सुन! एकजना किसान बीऊ छर्न गयो।

4 जब त्यसले बीऊहरू छर्‍यो केही बीऊहरू बाटोमा छरियो, चराचुरुङ्गीहरू आए, अनि ती बीऊहरू खाईदिए।

5 केही बीऊहरू चट्टान भएको भूँइमा छरिए जहाँ त्यति माटो थिएन। माटोको गहिराई नभएकोले त्यहाँ छिउँ ती बिस्वाहरू उम्रे।

6 तर जब घाम लाग्यो, ती बिस्वाहरू ओइलाएर सुकीए किनभने तिनीहरूको जरा त्यति गहिरोसम्म थिएन।

7 कतिपय बीऊहरू काँडाघारीमा पर्यो, जब काँडाहरू बढे आए, ती बिस्वाहरूलाई त्यसले राम्ररी बढ्न दिएन। अनि ती बिस्वाहरूमा फल लाग्न सकेन।

8 केही बीऊहरू राम्रा माटोमा परे, राम्रा माटोमा ती उम्रिए। ती बढे अनि फल दिनसक्ने भए, केही बोटहरूले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा जति फल फलाए।”

9 अनि येशूले भन्नुभयो, “तिमीहरू जसले सुनिरहेकाछौ, मेरो कुरा सुन।”

येशू भन्दछन् उहाँले किन दृष्टान्तहरू उल्लेख गर्नुभयो

(मती 13:10-17; लुका 8:9-10)

10 अनि जब येशू एकलै हुनु हुन्थ्यो, बाह्रजना प्रेरितहरू र उहाँका अरू चेलाहरूले उहाँले भन्नुभएको दृष्टान्तहरूको बारेमा सोध्न थाले।

11 येशूले भन्नुभयो, “खाली तिमीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बारे जान्नसकौ। तर अरू मानिसहरूलाई म दृष्टान्तहरू भन्ने सबै कुरा सिकाउँछु।

12 किनकि,

‘तिनीहरू हेर्न त हेर्छन् तर तिनीहरू देख्दैनन्,
तिनीहरू सुन्न त सुन्छन्, तिनीहरू बुझ्दैनन्।
यदि तिनीहरूले देखे र बुझे भने,
तिनीहरू बद्लिनेछन् र क्षमा पाउनेछन्।’ ”

यशैया 6:9-10

येशू बीऊको व्याख्या गर्नुहुन्छ

(मती 13:18-23; लुका 8:11-15)

13 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “के तिमीहरूले यो कथा बुझ्न सक्छौ? यदि तिमीहरूले बुझ्न सकेनौ भने कसरी अरू दृष्टान्त बुझ्ने छौ?

14 यो किसान त्यस्तै एक जना मानिस जस्तै हो जसले परमेश्वरको वचनलाई छर्दछ।

15 कहिलेकाहीँ ती वचनहरू बाटोतिर छरिन्छन्। यी सब ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछ, अनि शैतान आउँछ अनि तिनीहरूमा रोपिएका वचनलाई लगेर जान्छ।

16 “अरूहरू चट्टान भएको माटोमा छरिएका बीऊहरू जस्तै हुन तिनीहरू वचन सुन्दछन् अनि तत्कालै आनन्दसाथ स्वीकार गर्दछन्।

17 तर तिनीहरूले आफ्नो जीवनमा गहिरो रूपमा ती वचनहरू ग्रहण गर्दैनन्। तिनीहरूले क्षणिक रूपमा मात्र यसलाई ग्रहण गर्दछन्। र जब वचनको कारणले तिनीहरू संकट अनि खेदोमा पर्छन् झट्टै तिनीहरूले विश्वास छोडिदिन्छन्।

18 “अरू मानिसहरू काँडाघारीमा परेको बीऊहरू जस्तै हुन्, तिनीहरू वचनहरू सुन्छन्।

19 अनि यी कुराहरू तिनीहरूका जीवनमा आइपर्छ जीवनको चिन्ता, रूपियौँ पैसाको लालच, अनि अरू त्यस्तै थोकहरूको चाहना। यस्ता कुराहरूको कारणले वचनहरूको विकास हुन सक्तैन। अनि वचनहरू तिनीहरूका जीवनमा फलदायी पनि हुँदैनन्।

20 “अरू मानिसहरू मलिलो माटोमा रोपिएका बीऊहरू झैं हुन्छन्। तिमीहरू वचन सुन्छन् ग्रहण गर्नु अनि वचनहरू तिनीहरूमा बढ्छन् र फल दिने योग्य हुन्छन् केहिले तीस गुणा, केहिले साठी गुणा, अनि केहिले सय गुणा सम्म।”

तिमीमा जे जति छ त्यो प्रयोग गर

(लुका 8:16-18)

21 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याउँछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नुलाई ल्याउँछौ।

22 लुकाइएका प्रत्येक कुराहरू देखा पर्छ। सबै गुप्त कुराहरू प्रकाशमा आउनेछन्।

23 तिमीहरू जसले मलाई सुनिरहेका छौ, सुन।”

24 तब उहाँले भन्नुभयो, “तिमीहरूले जे पनि सुन्छौ त्यस कुराहम्मथि राम्ररी बिचार गर। तिमीहरूले जे जति अरूलाई दिँदछौ त्यतिनै परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ।

25 तर परमेश्वरले तिमीहरूलाई अझ अधिक दिनुहुनेछ। जोसित छ उसले अझ धेरै पाउनेछ। तर जससित छैन, आफूसित भएको त्यो पनि उसले हराउनु पर्नेछ।”

येशू बीऊको बारेमा भन्नु हुन्छ

26 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ।

27 बिऊहरू उम्रेर बढ्न थाल्दछ। मानिस सुतेको होस् वा ऊठेको त्यो दिन होस् कि रात होस् बीऊ उम्रिँदै जान्छ। मानिसहरूले जान्दैन त्यो कसरी उम्रन्छ।

28 कसैको सहायता नपाई नै जमीनले अन्न उमार्छ, पहिले बोट उम्रन्छ, त्यसपछि बाला अनि त्यसरीनै बोटभरि अन्नको दाना लाग्दछ।

29 जब अन्न पाक्छ, मानिसले त्यसलाई काट्दछ। यो नै फसल काट्ने उचित समय हो।”

राज्य रायोको दाना जस्तै हो

(मती 13:31-32, 34-35; लुका 13:18-19)

30 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सक्छौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौ?”

- 31 परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भईमा छरिन्छ।
 32 तर जब तिमीहरूले यसको बीऊ छर्दछौ, यो उम्र्दै बढछ, अनि यो तिमीहरूको बगैचामा सबैभन्दा अग्लो बोट भएर देखा पर्दछ। यसको ठूला-ठूला हाँगाहरू हुन्छन्, जङ्गली चराचुरूङ्गीहरू आउँदछन् अनि गुँड बनाएर आफूलाई कडा घामबाट जोगउँछन्।”
 33 येशले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृशन्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो।
 34 मानिसहरूलाई सिकाउनलाई येशले दृशन्त उपयोग गर्नुभयो। तर जब येश र उहाँका चेलाहरूमात्र एकान्तमा एकत्र भएका हुन्थे, येशले तिनीहरूलाई सबै कुरा व्याख्या गरिदिनु हुन्थ्यो।

येशले आँधी थाम्नु भयो
 (मती 8:23-37; लूका 8:22-25)

- 35 त्यसदिन साँझमा येशले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समुद्र पारि जाउँ।”
 36 येश र चेलाहरूले मानिसहरूलाई त्यही छोडे। उनीहरू सबै येश पहिले चढिरहनु भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए।
 37 समुद्रमा त्यस बेला डलगादो आँधी चल्यो। समुद्रका छालहरूले डुङ्गाको छेउमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो।
 38 येश डुङ्गाको पछिल्लो पट्टि हुनुहुन्थ्यो सिरानीमा टाउको राखेर उहाँ निदाइरहनु भएको थियो। चेलाहरू गए उहाँलाई बिउँझाए। तिनीहरूले भने, “हे गुरुज्यू, हामीहरू डुब्दैछौ। के तपाईं हाम्रो वास्ता गर्नुहुन्न?”
 39 तब येश जुरूक उठ्नुभयो अनि त्यो आँधीलाई हकानुभयो। येशले समुद्रलाई भन्नु भयो, “चपचाप बस शान्त हो।” अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।
 40 येशले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू किन यस्तो कायर? तिमीहरूमा अझपनि विश्वास छैन?”
 41 चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।”

5

दुष्टात्मा बाट छुटकारा पाएको एक मानिस
 (मती 8:28-34; लूका 8:26-39)

- 1 येश र उहाँका चेलाहरू समुद्रको अर्को किनारतिर भएका गिरासिन मानिसहरूकहाँ जानुभयो।
 2 जब येश डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो।
 3 त्यो मानिस चिहानहरूमा बसे गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्गालोले बाँधेर पनि।
 4 धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्गालोले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्गालाहरू चूँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन।
 5 रातिदिन चिहानको वरिपरि र पहाडतिर त्यो मानिस डुलिरहन्थ्यो। त्यो चिच्याएर रन्थ्यो, अनि आफैले आफैलाई ढुङ्गाले काट्दै हिँड्थ्यो।
 6 जब येश टाढामा हुनुहुन्थ्यो, त्यो मानिसले उहाँलाई देख्यो, त्यो येशकहाँ दारैर आयो अनि उहाँका अधि निहुरियो।
 7-8 येशले त्यस मानिसलाई भन्नुभयो, “ए दुष्टात्मा, यस मानिसबाट निस्की आइज।” अनि त्यो मानिस तिखो स्वरले चिच्यायो, “मबाट तपाईंले के चानुहुन्छ, येश, सर्वोच्च परमेश्वरका पुत्र? म परमेश्वरमा शपथ हालेर तपाईंलाई बिन्ती गर्दछु मलाई सजाय नदिनुहोस्?”
 9 त्यसपछि येशले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?”
 त्यसले उत्तर दियो, “मेरो नाउँ फौज हो, किनभने हामीहरू धेरै छौं।”
 10 ती दुष्ट आत्माहरूले येशलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरीयोस् भनि विन्ती गरे।
 11 त्यहाँ नजिकैको एउटा पहाडमा धेरै सुँगरहरूको बथान चरिरहेका थिए।
 12 दुष्टात्माहरूले येशलाई बिन्ती गर्नलागे, “हामीलाई सुँगरहरू भएको ठाउँमा पठाईदिनुहोस्। हामीलाई तिनीहरू भित्र जान दिनुहोस्।”
 13 अनि येशले तिनीहरूलाई त्यसै गर्न दिनुभयो। ती दुष्टात्मा मानिसलाई छोडेर सुँगरहरूमा पसे। त्यसपछि ती सुँगरहरू भिरालो पनाड अनि समुद्र तिर हरिन लागे। सबै सुँगरहरू डुबे, त्यो बगालमा प्राय 2,000 वटा सुँगरहरू थिए।
 14 सुँगर चराऊनेहरू पनि भागिए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घटनाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घटना हेर्न आए।
 15 मानिसहरू येशकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थिए।
 16 केही मानिसहरू त्यहाँ थिए जसले येशले गर्नु भएका कुराहरू देखेका थिए। ती मानिसहरूले अरू मानिसहरूलाई दुष्टात्माले भेटिएको त्यस मानिसलाई के भएको थियो त्यो वर्णन गरे। तिनीहरूले सुँगरहरूको बारेमा पनि सुनाए।
 17 अनि मानिसहरूले बिन्ती गर्दै येशलाई त्यहाँबाट तुरुन्तै जानुहोस् भने।
 18 येश डुङ्गामा मा चढ्दै हुनुहुन्थ्यो, दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशसँग जानलाई बिन्ती गर्‍यो।
 19 तर येशले त्यस मानिसलाई आफूसँग जान अनुमति दिनुभएन। येशले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिप्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन”
 20 तब त्यो मानिस गयो अनि त्यहाँका दश-शहरका मानिसहरूलाई येशले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए।

येशद्वारा मृत युवतीलाई प्राणदान अनि रोगी श्रीलाई आरोग्य प्रदान
 (मती 9:18-26; लूका 8:40-56)

- 21 येश डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए।
 22 सभाघरका एकजना याईसले येशलाई देखे, अनि येशलाई दण्डवत गरे।

- 23 याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, “मेरी सानि छोरी मर्न आँटकी छे। कृपया झटै आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि ऊ निको हुनेछे अनि बाँच्नेछे।”
- 24 अनि येशू याईरससित जानुभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो।
- 25 ती मानिसहरूसँग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र वर्ष अधिदेखि रगत बग्ने ब्यथा थियो।
- 26 त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटककै आएन। त्यसको ब्यथा अझ बिरुद्धै गयो।
- 27 त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्लिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई।
- 28 त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।”
- 29 अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्नु बन्द भयो। त्यस आईमाईले आफ्ना सारा जीउ नै ब्यथा मुक्त भएको अनुभव गरी।
- 30 अनि येशूले आफूबाट शक्ति संचार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ फर्कनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?”
- 31 चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विघ्न मानिसहरू छन्। तपाईंलाई डेल्टैछन। तर तपाईं सोध्नु हुन्छ, ‘मलाई कसले छोयो?’ ”
- 32 तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन धरि धरि हेर्न लाग्नु भयो।
- 33 त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई।
- 34 येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विस्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिप्रो रोगबाट मुक्त भयौ।”
- 35 येशू अझैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिप्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दुःख दिने आवश्यकता छैन।”
- 36 तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विस्वास गर।”
- 37 येशूले पत्रूस, याकूब, याकूबका भाइ यहूना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन।
- 38 येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानु भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो।
- 39 येशू घरभित्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। ऊ सुती रहेकी छे।”
- 40 तर तिनीहरूले येशूमाथि हाँसे गरे।
- येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानुभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो।
- 41 अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता क्यूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”)
- 42 सानी बालिका जुरूकै उठी अनि हिंडुन लागी। (बालिका 12 वर्ष पुगेकी थिई) बाबू, आमा र चेलाहरू यो देखी छक्क परे।
- 43 येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटककै केही नभन्नु भनेर कडा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।

6

येशू आफ्नो शहरमा जानुहुन्छ

(मती 13:53-58; लुका 4:16-30)

- 1 येशूले त्यस ठाउँ छोडनुभयो अनि उहाँ आफ्नो शहर फर्कनुभयो। उहाँका चेलाहरू उहाँसँगै गए।
- 2 विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन शुरू गर्नुभयो। धेरै मानिसहरू उहाँको शिक्षा सुनेर छक्क परे, तिनीहरूले भने, “यो मानिसले यो शिक्षा कहाँबाट पायो? यो ज्ञान उहाँले कहाँबाट पाएका हुन? कसले उहाँलाई यो दिएका हुन? अनि यस्तो आश्चर्य-कर्महरू गर्ने शक्ति उहाँले कहाँबाट पाएका हुन?”
- 3 के उहाँ त्यही सिक्की होईनन्? अनि के उहाँकी आमा मरियम अनि याकूब, जोसेफ, यहूदा र सिमोन भाइहरू होईनन्? अनि के उहाँका बहिनीहरू यहाँ हामीसँग छैनन्?” ती मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।
- 4 येशूले मानिसहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवत्तालाई आदर गर्दछन। तर आफ्नै शहरमा आफ्नै आफन्तहरू अनि आफ्नै परिवार माझमा एक अगमवत्ताको आदर हुँदैन।”
- 5 येशूले त्यस शहरमा त्यति धेरै आश्चर्य कर्महरू गर्नसक्नु भएन। उहाँले केही पीडित मानिसहरूलाई आफ्नो हात राखेर निको पार्नु बाहेक अरू केही सत्तिको काम गर्नु भएन।
- 6 ती मानिसहरूमा विस्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानुभयो र शिक्षा दिन लागनुभयो।
- येशू प्रचारका निम्ति आफ्ना प्रेरितहरूलाई पठाउनु हुन्छ
- (मती 10:1, 5-15, लुका 9:1-6)
- 7 येशूले बाइजना चेलाहरूलाई आफूकहाँ बोलाउनभयो। येशूले तिनीहरूलाई दुई-दुई जनाको दलमा पठाउनु भयो। येशूले दुष्ट-आत्माहरूमाथि अधिकार जमाउने शक्ति तिनीहरूलाई दिनुभयो।
- 8 येशूले चेलाहरूलाई भन्नुभयो: “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक्, थैली नबोक् अनि पटकामा पैसाहरू पनि नबोक्।
- 9 जूता लगाऊ, आफूले लागएको लुगाफाटाहरू मात्र बोक्।
- 10 जब तिमीहरू कुनै घरमा पर्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड।
- 11 यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन भने त्यो शहर छोड, शहर छोड्दा तिप्रो पैतालका धूलोहरू पनि टकटकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।”
- 12 चेलाहरूले त्यो ठाउँ छोडी अर्को ठाहरूमा गए। तिनीहरूले मानिसहरूलाई जीवन शैली परिवर्तन गर्नु भने, “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।”
- 13 चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्ट-आत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षको तेल घसे र निको पारिदिए।

हेरोदले येशूलाई बमिस्मा दिने यहून्ना नै ठान्दछन्

(मती 14:1-12; लुका 9:7-9)

14 राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म येशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बमिस्मा दिने यहून्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।”

15 अरू कति मानिसहरूले भने, “उनी नै एलिया हुन्।” अरू मानिसहरूले भने, “येशू नै अगमवक्ता हुनुहुन्छ। उहाँ अगमवक्ताहरू जस्तै हुनुहुन्छ जो धेरै वर्ष अघि थिए।”

16 हेरोदले येशूको बारेमा यी सब कुरा सुनिसकेका थिए, तिनेले भने, “मैले टाऊको काटेर यहून्नालाई मारेको थिएँ। अहिले यहून्ना नै मृत्युबाट बौरी उठेको छ।”

बमिस्मा दिने यहून्ना कसरी मारिए

17 हेरोद आफैले आफ्ना सिपाहीहरूलाई यहून्नालाई पक्रनु भनेर हुक्म दिएका थिए। अनि यहून्नालाई इयालखानमा राखियो। हेरोदले यी सब काम आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासलाई ऋणी तुल्याउन गरेको थिए। तर हेरोदले हेरोदियासलाई विवाह गरेको थिए।

18 यहून्नाले हेरोदलाई भनेका थिए, “तिमीलाई तिम्ना भाइकी पत्नीसँग विवाह गर्न अधिकार छैन।”

19 यसैकारणले गर्दा हेरोदियासले यहून्नालाई शृणु गर्न थालेकी थिईन्। अनि हेरोदियास उसलाई मार्न चाहन्थिन्। तर हेरोदियासले यहून्नालाई मार्न सकेकी थिईनन्।

20 किन भने हेरोद यहून्नालाई मार्न भयभीत थिए। हेरोदलाई थाहा थियो कि यहून्नालाई मानिसहरूले एक धार्मिक र पवित्र मानिस हुन् भनेर मान्दथे। वा उपदेश सुन्न हेरोदलाई आनन्द लाग्थ्यो, तर यहून्नाका उपदेशले हेरोदलाई खुबै बाधा पनि भयो।

21 अब हेरोदियासले यहून्नालाई मार्न सही समय पाइन। यो घटना हेरोदको जन्मदिनमा भयो। हेरोदले आफ्ना प्रमुख सरकारी अधिकारीहरू सेनाका कप्तानहरू अनि गालीलका सबै प्रमुख मानिसहरूलाई आफ्नो जन्म उत्सवमा बेलुकीको भोज व्यवस्था गरे।

22 हेरोदियासकी छोरी आएर नाची, अनि उसले हेरोद र तिनका अतिथिहरूलाई जो उसंग खँदि थिए खुशी पारी।

अनि राजा हेरोदले आफ्नी छोरीलाई भने, “तिमीले चाहेको केही पनि माग म तिमीलाई त्यो दिनेछु।”

23 हेरोदले शपथ खाएर त्यसलाई भने, “तिमीले जे पनि माग्दछौ म त्यो दिनेछु तिमीलाई मेरो राज्यकै आधा हिस्सा समेत दिनेछु।”

24 छोरी त्यहाँबाटै गइ, अनि आफ्नो आमालाई सोधी, “राजा हेरोदसँग म के चीज माग्छु?”

उसकी आमाले जवाफ दिई, “बमिस्मा दिने यहून्नाको शिर माग।”

25 तत्काले छोरी राजा भएकहाँ गइ, अनि उसले राजालाई भनी, “दया गरी मलाई बमिस्मा दिने यहून्नाको शिरको दिनुहोस्। अहिलै नै एउटा थालमा मलाई त्यो ल्याइदिनुहोस्।”

26 राजा हेरोद खुबै दुःखीत भए। तर छोरीले मागेको जे चीजपनि पूरा गर्न उसले शपथ खाएको थियो। अनि खाना खान बसेका मानिसहरूले उसले भनेका यी सबै कुरा सुनेका थिए। यसैले उसले मागेको कुरा अस्वीकार गर्न हेरोदले चाहेनन्।

27 त्यसपछि हेरोदले एकजना सैनिकलाई यहून्नाको शिर ल्याउनु भन्ने हुक्म गर्यो। त्यो सिपाही गयो, अनि यहून्नाको शिर इयालखानमा काट्यो।

28 केही बेरपछि उसले यहून्नाको शिर एउटा थालमा लिएर आयो। त्यसले शिर त्यो केटीलाई दियो। अनि उसले त्यो आफ्नो आमालाई दिईन्।

29 यहून्नाको चेलाहरूले यो घटना भएको सबै सुने। अनि तिहरू आए र यहून्नाको लाश लगे अनि त्यसलाई चिहानमा लगेर राखे।

येशूद्वारा पाँचहजार भन्दा अधिकलाई भोजन

(मती 14:13-21; लुका 9:10-17; यहून्ना 6:1-14)

30 येशूले पठाउनु भएका प्रोप्रेतहरू फर्केर उहाँ कहाँ आइपुगे। तिनीहरू उहाँको वरिपरि भेला भए, अनि तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई सुनाए।

31 येशू र उहाँका चेलाहरू खुबै व्यस्त थिए। त्यहाँ धेरै मानिसहरू आउ-जाऊ गरिरहेकाथिए। येशू र उहाँका चेलाहरूलाई खानसम्म पनि समय थिएन। उहाँले चेलाहरूलाई भन्नुभयो, “मकहाँ आज, हामी सबै एकान्त ठाउँमा जाऊं। त्यहाँ तिमीहरूलाई केही विश्राम मिल्नेछ।”

32 यसकारण येशू र उहाँका चेलाहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो।

33 तर धेरै मानिसहरूले उहाँहरूलाई गएको देखे। तिनीहरूले थाहा पाए उहाँ येशू नै हुनुहुन्छ। अनि सबै शहरका मानिसहरू येशू भएकै तिर दगरे। येशू पुनु भन्दा अघिनि मानिसहरू त्यहाँ पुगे।

34 जब येशू किनारमा पुनुभयो, त्यहाँ अनेकौं मानिसहरू उहाँले देख्नु भयो। यो देखेर येशू तिनीहरूप्रति दयालु बन्नुभयो, किनभने तिनीहरू गोठालो बिनाको भेडाहरू जस्तै थिए। अनि उहाँले ती मानिसहरूलाई धेरै कुराहरू सिकाउनु भयो।

35 साँझको बेला थियो। येशूका चेलाहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यो एउटा टाढाको स्थान हो, अनि अहिले अबेर पनि भइसक्यो।

36 यसकारण यी मानिसहरूले, खानाका निम्ति केही किन्न छेउछाउका वस्ती र शहरमा जानलाई पठादिनु होस्।”

37 तर येशूले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान्दो।”

चेलाहरूले येशूलाई भने, “के! यत्रो मानिसलाई खुवाउन रोटीहरू किन्न हामी जानु? त्यति धेरै रोटीहरू किन्ने पैसा कमाउनलाई हामीले एक महीना काम गर्नु पर्नेछ।”

38 येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूसँग अहिले कतिवटा रोटी छन्? जाऊ अनि हेर।”

चेलाहरूले तिनीहरूसित भएको रोटीहरू गन्ती गरे। तिनीहरू येशूकहाँ आए अनि भने, “हामीसँग पाँचवटा रोटी र दुइवटा माछाका टुक्रा छन्।”

39 तब येशूले आफ्नो चेलाहरूलाई आज्ञा गर्नुभयो, “सबै मानिसहरूलाई झुण्ड-झुण्ड भएर हरियो घाँसमा बसु भन।”

40 अनि सबै गए अनि झुण्ड-झुण्डमा चौरमा विभाजित भए प्रत्येक झुण्डमा प्रायः 50 जना वा 100 जना मानिस थिए।

41 उहाँले पाँचवटा रोटी र दुइवटा माछाको टुक्रा लिनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो अनि रोटीको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। अनि उहाँले ती रोटीहरू टुक्रा पारेर मानिसहरूलाई दिनु भनी आफ्ना चेलाहरूलाई दिनुभयो। उहाँले ती माछाहरूलाई टुक्रा पार्नु भयो अनि प्रत्येकलाई दिनुभयो।

42 सबैले अघाउञ्जेल खाए।

43 मानिसहरूले प्रशस्त खाना खाए पछि चेलाहरूले बाहवटा टोकरीहरू उत्रिएका रोटी र माछाका टुक्राहरूले भरे।

44 त्यहाँ पाँचहजार मानिसहरू थिए जसले खाना खाए।

येशू पानीमाथि हिंड्नुभएको

(मती 14:22-33; यहून्ना 6:15-21)

45 तब, येशूले आपना चेलाहरूलाई डुङ्गामा चढेर बेसैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आपना घर पठाउन चाहनु हुन्थ्यो।

46 तिनीहरूलाई विदा गरेपछि, येशू एउटा पहाडतिर प्रार्थना गर्न जानुभयो।

47 त्यस रात, डुङ्गा समुद्रको बीचमा थियो। अनि येशू चाँहि एकलै भूमिमा हुनुहुन्थ्यो।

48 येशूले डुङ्गालाई समुद्रको धेरै टाढा पुगेको देख्नुभयो। उहाँले डुङ्गा छियाउनुलाई चेलाहरूले कष्ट गरिरहेको देख्नुभयो। किनभने आँधी तिनीहरूको विरुद्ध चलिरहेको थियो। यो त्यस्तै तीन र छः बजे बिहान बिचको समय थियो। उहाँ डुङ्गा भएतिर जानुभयो। उहाँ पानीमा हिंड्नु भयो। उहाँले लगातार हिंडेर डुङ्गालाई समेत पार गर्नै इच्छा गर्नुभयो।

49 यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए।

50 सबै चेलाहरू उहाँलाई देखेर भयभीत भए। तर उहाँले तिनीहरूलाई तुरन्तै भन्नुभयो, “साहस राख, म नै हूँ। डराउनु पर्दैन।”

51 त्यसपछि उहाँ चेलाहरू सहित डुङ्गाभित्र जानुभयो। अनि आँधी शान्त भयो। चेलाहरू एकदमै छक्क परे।

52 तिनीहरूले येशूले पाँचवटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैन थिए। तिनीहरू यी सब बुझनुलाई योग्य थिएनन।

येशूले धेरै मानिसहरूलाई निको पार्नुभयो

(मती 14:34-36)

53 येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे।

54 जब तिनीहरूले डुङ्गाबाट बाहिरिए, मानिसहरूले येशूलाई देखे। तिनीहरूले उहाँलाई चिने।

55 ती मानिसहरू त्यो क्षेत्रका वरिपरि दगुँदै गए मानिसहरूलाई येशू यहाँ हुनुहुन्छ भन्न लागे। उहाँ भएका ठाँउमा ती मानिसहरूले अनेकौं रोगीहरूलाई लिएर आए।

56 येशू त्यस क्षेत्रको शहर, बस्ती र गाउँहरू सबै ठाउँमा जानुभयो। अनि जहाँ-जहाँ उहाँ जानुभयो मानिसहरूले रोगीहरूलाई बजारमा ल्याए। तिनीहरूले येशूलाई ती मानिसहरूलाई केवल उहाँका लुगाको छेउ छुन देनुहोस् भनी बिन्ती गरे, अनि सबै मानिसहरू जसले येशूलाई छोए निको पनि भए।

7

परमेश्वरको नियम र आज्ञाले मानिसहरू बनिन्छन्

(मती 151-20)

1 फरिसीहरू र केही शास्त्रीहरू यरूशलेमबाट आएका थिए। तिनीहरू येशूको वरिपरि भेला भए।

2 तिनीहरूले येशूका केही चेलाहरूले मैला हातले खाना खाइरहेको देखे। (“मैला हात” को अर्थ मानिसहरूले हातहरू धोएका थिएनन।)

3 फरिसीहरू र सबै यहूदीहरूले परम्परा अनुसार राम्ररी हात नधोई खाँदैनन्। तिनीहरू आफ्ना पुर्खाले दिएको शिक्षा अनुसार यसो गर्ने गर्दछन्।

4 यहूदीहरूले बजारमा केहि चिजहरू किने भने त्यसलाई पनि विशेष रूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूले बजारमा केही चीजहरू किने भने त्यसलाई पनि विशेषरूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका अरु धेरै रीति-रिवाजहरू पनि त्यसरी नै पालन गर्छन् जस्तै कचौराहरू, गाग्रो वा लोहोटाहरू र तामाका भाँडा-कुँडाहरू माइछ्छन् इत्यादि।

5 यसकारण फरिसीहरू र शास्त्रीहरूले येशूलाई सोधे, “तापईको चेलाहरूले त हामीले जस्तो आफ्ना पुर्खाहरूको रीतिहरू पालन गर्दैनन् तिनीहरूले किन फोहोर हातले खान्छन्?”

6 येशूले जवाफ दिनुभयो, “तिमीहरू सबै कपटीहरू हो। यशैयाले तिमीहरूको विषयमा ठीकै भनेका छन्। यशैयाले लेखेका छन्:

‘यी मानिसहरूले तिनीहरूको ओठद्वारा मलाई आदर गर्छन्,

तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्।

7 तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ,

किनभने तिनीहरूले सिकाएका कुराहरू केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’

यशैया 29:13

8 तिमीहरूले परमेश्वरको आज्ञालाई त्यागेकाछौ, अनि तिमीहरू मानिसहरूको परम्परा मान्नुछौ।”

9 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर साछौ।

10 मोशाले भनेका छन्, ‘तिमीहरूले आफ्ना आमा र बाबुलाई आदर गर्नुपर्छ।’ फेरि उनले भनेका छन् ‘कसैले आफ्ना बाबु र आमाको खराब कुरा गर्छ भने त्यसलाई मार्नु पर्छ।’

11 तर तिमीहरू भन्छौ कि यदि कसैले उसको बाबु र आमालाई भन्नेछ, ममा केही छ जसलाई तपाईंहरूको सहायताको निम्ति प्रयोग गर्नसक्छु तर म तपाईंहरूको सहायताको निम्ति यसो गर्न चाहन्न किनभने मैले यसलाई परमेश्वरलाई भेटी को सम्म अलग राखेकोछु।

12 तिमीहरू त्यस मानिसलाई भन कि त्यसले आफ्ना बाबु र आमाको निम्ति केही गर्न आवश्यकता छैन।

13 यसकारण परमेश्वरले जे आदेश गर्नु भएको छ, त्यो मान्नु त्यति महत्वपूर्ण होइन भनी सिकाउँछौ तर तिमी नियमहरू मानिसहरूले पछ्याउनु अति महत्वपूर्ण छ। अनि त्यस्तै प्रकारले तिमीहरू पनि यस्ता कुराहरू धेरै गर्छौ।”

14 येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु।

15 यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्छ।”

16 *

17 त्यसपछि येशूले भीडलाई छाडेर घर जानुभयो। चेलाहरूले उहाँलाई त्यो दृशान्त बारेमा सोधे।

18 येशूले भन्नुभयो, “के तिमीहरूलाई अझै पनि यो बुझ्न गाह्रो परिरहेछ? के तिमीहरू जान्दैनौ कि कुनै मानिसमा जे पनि बाहिरबाट पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्तैन

* 7:16: यूनानी लिपिहरूमा पद 16 पाईन्छ।

19 किनभने खाना मृतुभित्र जाँदैन तर भूँडीमा जान्छ अनि तब यो शरीरबाट बाहिर नालीमा आउँछ।” (जब येश्ले यसो भन्नुभयो उहाँले यस कुरालाई स्पष्ट पार्नु भयो कि सबै खाद्यपदार्थ सफा हुन्छन्।)

20 फेरि येश्ले भन्नुभयो, “जे कुराहरू मानिसबाट बाहिर निसकन्छ त्यसैले उसलाई अशुद्ध तुल्याउँछ।

21 सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या

22 वेश्यागमन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, ईर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्।

23 यी सबै दूष कुराहरू मानिसका भित्रबाटै निसकन्छन् अनि मानिसलाई अशुद्ध तुल्याउँछ।”

येशुद्वारा अयहदी आइमाईलाई मद्दत

(मती 15:21-28)

24 येश्ले त्यो ठाउँ छाड्नु भयो अनि टायरको जिल्लातिर जानुभयो, उहाँ त्यही नै भएको कुरा मानिसहरूले थाहा नपाओस् भन्ने चाहनुहुन्थ्यो। त्यहाँ उहाँको उपस्थितिलाई गुन राख्न सम्भव थिएन।

25 एउटी आइमाईले येशु त्यही हुनुहुन्छ भन्ने थाहा पाई। त्यसको छोरीलाई दुश्रुतमा लागेको थियो। यसकारण त्यो आइमाई येशुकहाँ आएकी थिई अनि उहाँका चरणमा परी।

26 त्यो आइमाई यहदी थिनन्। ऊ सिरियाको फोनिसियमा भन्ने ठाउँमा जन्मेकी यूनानी थिई। त्यसले आफ्नो छोरीमा लागेको भूतामा भगाउन उहाँलाई बिन्ती गरिन्।

27 येश्ले त्यस आइमाईलाई भन्नुभयो, “केटा-केटीहरूले खाने रोटी लिएर कुकुरहरूतिर पर्यौंन्नु उचित होईन, पहिले केटा केटीहरूले जे जति खान्छन् खाऊन्।”

28 आइमाईले भनी, “प्रभु, त्यो साँचो हो। तर टेबल मुनिका कुकुरहरूले पनि केटा-केटीले छोडेका खानेकुराहरू खान्छन्।”

29 तब येश्ले त्यस आइमाईलाई भन्नुभयो, “यो खूबै राम्रो जवाफ हो। यसर्थ तिमी जानसक्छौ। तिप्रो छोरीलाई भूतात्माले छोडिसकेको छ।”

30 त्यो आइमाई घर गई, अनि छोरीलाई ओख्यानमा पल्टिरहेकी देखी, भूतात्मा गई सकेको थियो।

बैहो मानिस येशुद्वारा निको भएको

31 त्यपछि येश्ले टायरको इलाका छोड्नुभयो अनि साइडन भएर डिकापोलिस इलाका हुँदै गालील तालतिर जानुभयो।

32 जब उहाँ त्यस ठाउँमा पुगनुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बैहो र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको परिदिनुहोस भनी बिन्ती गरे।

33 येश्ले त्यस मानिसलाई भीडबाट उहाँसँगै अलग लानुभयो। उहाँले आफ्नो हातका औलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिब्रो छुनुभयो।

34 येश्ले आकाशमा हेर्नुभयो, अनि उहाँले लामो सास लिनु भयो। उहाँले त्यस मानिसलाई भन्नुभयो, “इप्फाता!” (यसको अर्थ “खोजिजा!”)

35 जब येश्ले त्यसो गर्नुभयो, त्यस मानिसको कान खोलिए अनि जिब्रो को वन्धन फुक्यो। अनि ऊ स्पष्ट बोल्ने भयो।

36 येश्ले यी सबै भएका घटनाहरूको बारे कसैलाई नभन्नु भनेर तिनीहरूलाई कडा आज्ञा गर्नुभयो। उहाँले सधैं नै मानिसहरूलाई आफ्नो बारेमा केही नभन्नु भनेर आज्ञा गर्नु भएको छ। तर जति उहाँले मानिसहरूलाई उहाँको विषयमा कसैलाई नभन्नु भन्नु भयो त्यति नै मानिसहरूले भने।

37 मानिसहरू सधैं चकित भए। तिनीहरूले भने, “येश्ले जे पनि गर्नु भएको छ। येश्ले बैहोलाई पनि सुन्नसक्ने अनि लाटोलाईपनि बोल्न सक्ने बनाउनु हुन्छ।”

8

येशुद्वारा चार हजार भन्दा अधिक मानिसलाई भोजन

(मती 15:32-39)

1 अर्को एक समय येशुको साथमा धेरै मानिसहरू थिए। मानिसहरूसँग खानेकुरा केही थिएन। अनि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो। 2 येश्ले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसँग छन्। अनि अहिलेसम्म तिनीहरूसँग खानेकुरा केही छैन।

3 म तिनीहरूलाई भोके तिनीहरूको घर पठाउन सकिन्न किनभने, तिनीहरू बाटामा नै बैहोश हुनेछन्। कतिजना त यहँदेखि धेरै टाढामा बसे हुन्छन्।”

4 येशुका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यति धेरै रोटीहरू कहाँ पाइएका?”

5 तब येश्ले तिनीहरूलाई सोध्नु भयो, “तिमीहरूसँग कतिवटा रोटीहरू छन्?”

चेलाहरूले जवाफ दिए, “हामीहरूसँग सातवटा रोटीहरू छन्।”

6 येश्ले तिनीहरू सबैलाई भुँड्या बसे निर्देशन दिनुभयो। उहाँले सातवटा रोटीहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो, अनि रोटीहरू टुक्रा पार्नु भयो अनि चेलाहरू लाई ती रोटीहरू मानिसहरूलाई बाँड्न दिनुभयो चेलाहरूले त्यसै गरे।

7 चेलाहरूसँग केही माछाहरू पनि थिए। येश्ले तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि चेलाहरूलाई ती मानिसहरूलाई बाँड्नु भन्नु भयो।

8 सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उभ्रिएका रोटीका टुक्राहरू चेलाहरूले बटुलेर सात टोकरी भरे।

9 प्रायः त्यहाँ भएका चार हजार मानिसहरूले भोजन गरे। तिनीहरूले खाइसके पछि, येश्ले तिनीहरूलाई घरमा जाऊ भन्नुभयो।

10 त्यसपछि उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढेर दलमनुथाको जिल्लातिर जानुभयो।

फरिसीहरूले येशुको परीक्षा लिन प्रयास गरे

(मती 16:1-4)

11 फरिसीहरू येशुकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीहरूले येशुको जाँच लिन चाहन्थे। तिनीहरूले येशु परमेश्वरबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने।

12 येश्ले लामो सास लिनु भयो अनि भन्नुभयो, “तिमीहरूले किन प्रमाणको रूपमा चमत्कार हेर्न चाहेको? म तिमीहरूलाई साँचो भन्दछु। कुनै यस्तो चमत्कार प्रमाणको रूपमा तिमीहरूलाई देखाइने छैन।”

13 तब येश्ले तिनीहरूलाई छोड्नुभयो र डुङ्गामा चढनु भयो अनि समुद्रको अर्को तिर जानुभयो।

येशुद्वारा यहूदी प्रमुखहरूलाई चेतावनी

(मती 16:5-12)

- 14 डुङ्गामा भएको बेला चेलाहरूसंग खाली एउटा रोटी थियो। तिनीहरूले आफूसित धेरै रोटीहरू लैजान बिर्सका थिए।
 15 येशुले तिनीहरूलाई सर्तक गराउनु भयो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।”
 16 चेलाहरूले यस कुराको अर्थ बारे चर्चा गरे। तिनीहरूले भने, “उहाँले यसो भनेको कारण हामीसंग रोटी छैन भन्नु भएको हो।”
 17 चेलाहरूले रोटीकि बारेमा कुरा गरिरहको हो भन्ने यशुले थाहा पाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “रोटी छैन भन्ने बारेमा तिमीहरू किन बात गरिरहेछौ? अझसम्म तिमीहरूले नदेखेको अनि नबुझेको? तिमीहरू बुझ्न सक्तैनौ?”
 18 के तिमीहरूको आँखाहरूले देख्न सक्तैन? के तिमीहरूको कानहरूले सुन्न सक्तैनन् के तिमीहरूलाई थाहा छैन, कि हामीसित प्रशस्त रोटी नहुँदा मैले के गरें।

19 मैले पाँचवटा रोटीलाई पाँच हजार मानिसहरूको माझमा बाँडेको थिएँ तिमीहरूलाई थाहा छैन? कति टोकरी भरियो थाहा छैन। कति टोकरी उब्रेका रोटीहरू बटुल्यौ?”

चेलाहरूले उत्तर दिए, “हामीले बाह्र टोकरी रोटीका टुक्राहरू बटुल्यौ।”

20 “अनि त्यो पनि सम्झ कि मैले सातवटा रोटीलाई चारहजार जना मानिसहरूमाझ बाँडेको थिएँ। कतिवटा टोकरीहरूमा उब्रेका खानाहरू बटुलेका थियौ त्यो तिमीहरूलाई थाहा छ?”

चेलाहरूले उत्तर दिए, “हामीले सात टोकरी बटुल्यौ।”

21 फेरि येशुले तिनीहरूलाई भन्नुभयो, “यसकारण मैले गरेका ती कुराहरू सम्झ, तर अझै तिमीहरूले बुझ्न सकेका छैनौ?”

बेतसैदामा अन्धो मानिस निको भएको

22 येशु र उहाँको चेलाहरू बेतसैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशुकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे।

23 अनि येशुले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानु भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”

24 उसले माथि हेरे अनि भने, “म मानिसहरूलाई रूखहरूजस्तै, हिडिरहेको देख्छु।”

25 फेरि येशुले आफ्नो हात त्यसको आँखा माथि राख्नुभयो, तब त्यो मान्छेले आफ्ना आँखा पूरा खोले। उसले आफ्नो दृष्टि फेरि प्राप्त गर्‍यो, अनि उसले सबै कुरा स्पष्ट देखे।

26 येशुले त्यसलाई घर जाऊ भनेर पठाउनु भयो अनि भन्नुभयो “शहरमा नजाऊ।”

पत्रुस अनुसार येशु नै ख्रीष्ट हुन्

(मती 16:13-20; लुका 9:18-21)

27 येशु र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदै गर्दा, येशुले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्दछन्?”

28 चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाईंलाई बसिसमा दिने यहूना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवत्ताहरूमा एकजना हुन् भन्दछन्।”

29 त्यसपछि येशुले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?”

पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”

30 येशुले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नु।”

येशु भन्नुहुन्छ उहाँ मर्नु पर्छ

(मती 16:21-28; लुका 9:22-27)

31 त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरू गर्नुभयो कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशुले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदी बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्।

32 येशुले पछि घट्टने प्रत्येक घटनाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन।

पत्रुसले येशुलाई अलग्ग लगे अनि येशुले भनेका कुराहरूको आलोचना गरे।

33 तर येशु फन्क्क फर्के र चेलाहरूलाई हेर्नु भयो। अनि उहाँले पत्रुसलाई हकान्नुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, “शैतान मदेखि टाढो बस परमेस्वरले सोच्नु भए जस्तो तिमीले सोच्दैनौ। तिमीले मानिसहरूले जस्तै सोच्छौ।”

34 तब येशुले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीँ थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुसरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रस (कष्टहरू) लाई ग्रहण गर्नुपर्छ, अनि मलाई पछ्याउनु पर्छ।”

35 जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउन सक्नेछ।

36 किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो?

37 किनभने आफ्नो आत्मा फिर्ता पाउनको निम्ति मानिसले केही पनि तिर्न सक्तैन।

38 अहिले जो बाँचिरहेका छन् तिनीहरू अत्यन्त पापमय अनि नराप्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससंग शर्माउँछु। उँ त्यतिबेला लाज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतासंग आउनेछु।”

9

1 त्यसपछि येशुले भन्नुभयो, “म तिमी हरूलाई साँच्चो भन्दछु, यहाँ उभिरहेका मध्ये कोही मानिसहरूले मर्नभन्दा अधिबाटै परमेस्वरको राज्य आएको देख्नेछन्। परमेस्वरको राज्य शक्तिमा आएको देख्नेछन्।”

येशु मोशा र एलियासंग

(मती 17:1-13; लुका 9:28-36)

2 छ दिनपछि येश, पत्रस, याकूब र यहून्नालाई लिएर अग्लो डाँडामा जानुभयो। त्यहाँ तिनीहरू मात्र थिए। जब ती चेलाहरूले उहाँलाई हेरिरहेका थिए, त्यहाँ येशको रूप नै बदलियो।

3 येशको लुगाफाटा उज्यालो अनि चम्किलो भयो। लुगाफाटा यतिसम्म उज्यालो र सेतो भए, कि पृथ्वीको कुनैपनि सेतो पार्नेले त्यति सेतो पार्न सक्तैन।

4 जब तिनीहरूले हेरिरहेका थिए दुईजना मानिसहरू हाजिर भए, अनि तिनीहरू येशसित बात गरिरहेका थिए। ती मोशा र एलिया थिए।

5 पत्रसले येशलाई भने, “गुरुज्यू, हामीलाई यसबेला यहाँ भएको असल छ। हामी यहाँ तपाईंकोलागि, मोशाको लागी र एलियाको लागि पाल बनाउँछौं।”

6 के भन्नु पर्नेहो सो पत्रसलाई थाहा भएन किनभने उनी आफै र अरु दुईजना चेलाहरू डराएका थिए।

7 त्यसपछि बादल आएर उनीहरूलाई ढाक्यो। बादलबाट एउटा आवाज आयो, अनि भन्यो, “यो मेरो प्यारो पुत्र हो, अनि म उसलाई माया गर्छु। उसले भनेको पालन गर!”

8 अचानक जव पत्रस, याकूब र यहून्नाले वरिपरि हेरे तिनीहरूले त्यहाँ कसैलाई पनि देखेनन्। येश मात्र उनीहरूसित थिए।

9 येश अनि चेलाहरू डाँडामा ओल्टि हुनुहुन्थ्यो, उहाँले चेलाहरूलाई आज्ञा गर्नुभयो, “डाँडामा देखेका कुराहरूलाई तिमीहरूले कसैलाई नभन्नु। मानिसको पुत्र मृत्यूबाट बौरी नउठेसम्म पर्छ। त्यसपछि तिमीहरूले यहाँ जे देख्यौं ती मानिसहरूलाई भन्न सक्छौं।”

10 तब चेलाहरूले येशको कुरा माने अनि तिनीहरूले देखेका कुराहरू नभन्ने भए। तर तिनीहरूले येशले भन्नु भएको “मृत्युदेखि बौरीनु” भन्ने कुराको अर्थको विषयमा तिनीहरू स्वयं माझ बहस गर्दैथिए।

11 तब तिनीहरूले उहाँलाई सोधे, “किन शास्त्रीहरूले पहिला एलिया आउनुपर्छ भनेका होलान्?”

12 येशले उत्तर दिनुभयो, “यो सत्य हो कि एलिया पहिले आउँनेछन्। एलिया आउँनेछन् अनि सबै कुरा जस्तो हुनुपर्छ त्यस्तै व्यवस्था गर्नेछन्। तर धर्मशास्त्रमा यो किन लेखिएको छ कि मानिसको पुत्रले धेरै कष्ट भोग्नु पर्नेछ, अनि मानिसहरूले उ प्रति किन खुबै नराप्रो व्यवहार गर्नेछन्।

13 तर म तिमीहरूलाई भन्दछु, एलिया पहिल्यै नै आइसकेका छन्। अनि मानिसहरूले तिनीहरूले चाहे जति उनी प्रति गरे। धर्मशास्त्रमा उमाथि यस्तै घटनाहरू हुनेछ भनेर लेखिएको छ।”

येशद्वारा रोगी केटो निको भयो

(मर्ती 17:14-20; लुका 9:37-43)

14 त्यसपछि येश, पत्रस, याकूब अनि यहून्ना अरु चेलाहरूसित सामिल भए। उनीहरूले धेरै मानिसहरू आफ्ना वरिपरि देखे। चेलाहरूसंग शास्त्रीहरूको बहस चलिरहेको थियो।

15 जब मानिसहरूले येशलाई देखे, तिनीहरू अत्यन्त छक्क परे। उहाँको स्वागत गर्न तिनीहरू दौडिए।

16 येशले प्रश्न गर्नुभयो, “शास्त्रीहरूसंग तिमीहरू के को बारेमा बहस गरिरहेका थियौं?”

17 भीडबाट एकजना मानिसले जवाफ दियो, “हे गुरुज्यू, मैले तपाईंका मेरो छोरो ल्याएको छु। मेरो छोरोलाई बोल्न धेरै नै वाधा दिइरहेको छ।

18 त्यो दुष्टात्माले मेरो छोरोलाई आक्रमण गर्छ अनि भुँइमा बजाउँछ। मेरो छोरोले मुखबाट फीज निकाल्छ, दाह किट्छ, अनि कडा हुन्छ। मैले तपाईंको चेलाहरूलाई मेरो छोरोबाट त्यस दुष्टात्मालाई हटाइ दिउन् भनी बिन्ती गरे, तर तिनीहरूले सकेनन्।”

19 येशले उत्तर दिनुभयो, “तिमीहरूले विश्वास नै गर्दैनौं। तब कतिबेर म तिमीहरूसंग बस्सक्छु? त्यो ठिटोलाई मकहाँ ल्याओ।”

20 त्यसपछि चेलाहरूले त्यो ठिटोलाई येश कहाँ ल्याए। जब दुष्ट आत्माले येशलाई देख्यो, त्यसबेला त्यसले ठिटोलाई आक्रमण गर्‍यो। ठिटो भुँइमा लड्यो अनि छटपटाउन लाग्यो। त्यसले मुखबाट फीजहरू निकालिरहेको थियो।

21 येशले त्यस ठिटोको बाबुलाई सोध्नु भयो, “कहिले देखि यो ठिटो पिडित छ?”

बाबुले जवाफ दिए, “बाल्याकाल देखि नै।

22 दुष्टात्माले घरि घरि त्यसलाई आगोमा अनि पानीमा पछारेर मार्न खोज्छ। यदि तपाईंले त्यसका निम्ति केही गर्नसक्नु हुन्छ भने कृपया हामीमाथि, दया गरी मद्दत गर्नुहोस्।”

23 येशले ठिटोको बाबुलाई भन्नुभयो, “तिमीले भन्यो, ‘यदि तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्‍यो भने हेरकुरा सम्भव हुन्छ।”

24 त्यस ठिटोको बाबु चाँहि यो सुनेर खुबै उत्तेजित भयो। त्यसले भन्यो, “म विश्वास गर्छु। मेरो विश्वास अझ बढाउनमा मलाई मद्दत गर्नुहोस्।”

25 येशले देख्नु भयो कि धेरै मानिसहरू त्यहाँ के भइरहेको होला भनेर हेर्नलाई आइरहेका थिए। तब उहाँले दुष्टात्मालाई हकार्दै भन्नुभयो, “तँ दुष्टात्माले यो केटोलाई बहिरौ अनि लाटो तुल्याएको छस्। म तँलाई आज्ञा गर्दछु, कि त्यो ठिटोबाट बाहिर निकलिहाल अनि अब कहिले पनि भित्र नपस्।”

26 त्यो दुष्टात्मा करायो। ठिटोलाई तल भुँइमा पछार्‍यो। अनि त्यो उसको शरीरबाट बाहिर निस्कियो। ठिटोलाई मेरोको जस्तै देखियो। मानिसहरूले भने, “त्यो त मर्‍यो।”

27 तर येशले ठिटोको हात समादृ भयो अनि त्यसलाई उठ्नलाई मद्दत गर्नुभयो।

28 त्यसपछि येश घरतर्फ लाग्नुभयो। उहाँका चेलाहरू मात्र उहाँसंग थिए। तिनीहरूले भने, “हामीले त्यो दुष्टात्मालाई बाहिर निकाल्न नै सकेनौं, किन होला?”

29 येशले भन्नुभयो, “त्यस प्रकारको दुष्टात्मालाई खाली प्रार्थना गरेर मात्र बाहिर निकाल्न सकिन्छ।”

येशले आफ्नो मृत्यु बारे भन्नुभयो

(मर्ती 17:22-23; लुका 9:43-45)

30 त्यसपछि येश अनि उहाँका चेलाहरूले त्यस ठाउँ छोड्नुभयो तिनीहरू गालीलि भएर गए। तर येशले उनीहरू कहाँ छन् भनेर मानिसहरूले पत्तो नपाओस् भन्ने चाहेको थिए।

31 येशले उनको चेलाहरूलाई मात्र सिकाउन चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मार्न मानिसहरूका हातमा सुम्पिदिनेछन्। तीन दिनपछि म मृत्युबाट बौरी उठ्नेछु।”

32 तर चेलाहरूले केही बुझेनन् कि येशले के भन्नुभएको हो। अनि उहाँले के भन्नुभएको हो भनेर सोध्न डराए।

येश भन्दछन् को महान हो

(मर्ती 18:1-5; लुका 9:43-48)

33 येशू र उहाँका चेलाहरू कफर्नहम जानुभयो। जब उनीहरू एउटा घरमा थिए। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “यात्रा गर्दै गर्दा तिमीहरूले के बहस गर्दै थियो?”

34 तर चेलाहरूले जवाफ दिएनन् किनभने तिनीहरूले बाटोमा कुरा गर्दै आउँदा उनीहरूको माझमा सबभन्दा महान् को होला भन्ने कुराको चर्चा भएको थियो।

35 येशू बस्नु भयो अनि बाह्रजना प्रेरितहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “यदि कसैले आफूलाई पहिलो बनाउन चाहन्छ भने, उसले आफूलाई अरू मानिसहरूलाई भन्दा अन्तिम मानिस बनाउनु पर्छ अनि अरू सबैको सेवा गर्नुपर्छ।”

36 त्यसपछि येशूले एउटा सानो बालकलाई लिएर आउनु भयो। उहाँले त्यस बालकलाई चेलाहरू अघि उभ्याउनु भयो। उहाँले बालकलाई आफ्नो काखमा लिनुभयो अनि भन्नुभयो,

37 “यदि कसैले मेरो नाउमा यस्तो बालकहरूलाई ग्रहण गर्छ भने, त्यस मानिसले मलाई पनि ग्रहण गरेको बराबर हुन्छ। यदि कसैले मलाई स्वीकार गर्छ भने, त्यसले जसले मलाई पठाउनु भयो उहाँलाई पनि स्वीकारेको हुनेछ।”

जो तिमीहरूको विष्टमा छैन, त्यो तिमीहरूपट्टी छ
(लूका 9:49-50)

38 यसकारण यहून्नाले भने “गुरूज्यू, हामीले एकजना मानिसलाई तपाईंको नाउँ लिएर अर्को मानिसमा भएका भूतहरू भगाउँदै गरेको भेट्यौं। त्यो हामीमध्ये कोही पनि थिएन। त्यसैले, त्यसलाई हामीले रोक्थौं, किनभने त्यो हाम्रो दलको मानिस थिएन।”

39 येशूले भन्नुभयो, “त्यसलाई नरोक। यदि मेरो नाममा कसैले शक्तिपूर्ण कामहरू गर्छ भने उसले मेरो बारेमा खराब कुरा गरेको हुँदैन।

40 यदि कोही मानिस हाम्रो विष्टमा छैन भने ऊ हामीसित छ।

41 म तिमीहरूलाई साँचो भन्दछु। तिमीलाई खीष्टको मानिस मानेर यदि कसैले एक कचौरा पानी दिई सहायता गर्छ भने, उसले आफ्नो इनाम कहिल्यै गुमाउनेछैन।

पापको बारेमा येशूको चेतावनी
(मती 18:6-9; लूका 17:1-2)

42 “यदि यी मध्ये कुनै एउटा सानो बालकले ममा विश्वास गर्दछ अनि अर्कोले त्यसलाई पाप गर्न लाउँछ भने उसको लागि यो राम्रो हुनेछ कि आफ्नो घाँटीमा जाँतो बाँधेर समुद्रमा हाम फालोस।

43 यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो। त्यो सल्केको आगो जस्तो हो कहिल्यै निभ्दैन। त्यसलाई काटिदेऊ।

44 *

45 यदि तिम्रो खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटिदेऊ। तिम्रो शरीरको एक अंग बिना परमेश्वरको राज्यमा प्रवेश गर्नु, दुवै खुट्टा भएर नरकमा जानु भन्दा उत्तम हो।

46 †

47 यदि तिम्रो आँखाले तिमीलाई पाप गराउँछ भने त्यसलाई निकाल। तिम्रो निम्ति एउटा आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु दुईवटै आँखासंग नरकमा फर्चाँकिनु भन्दा उत्तम हो।

48 नरकमा, जसलाई कीरा लाग्दछ त्यो कहिल्यै मर्दैन। नरकमा, आगो पनि कहिल्यै निभ्दैन।

49 “तिमीहरू प्रत्येक मानिस आगोले दण्डित हुनेछौं।

50 “नून राम्रो हुन्छ। यदि नूनले नूनको स्वाद नै हराएको छ भने त्यसलाई फेरि नूनिलो बनाउन सकिदैन। यसैले असल बन, अनि एका-अर्कामा शान्ति कायम राख।”

10

येशूद्वारा विवाहविच्छेद बारे शिक्षा
(मती 19:1-12)

1 त्यसपछि येशूले त्यो ठाउँ छाड्नुभयो। उहाँ यहूदीयाको इलाका औ यर्दन नदिको पारिपट्टि जानुभयो। फेरि अनेकौं मानिसहरू उहाँ भएकहाँ आए, अनि उहाँले अघि झै मानिसहरूलाई सिकाउनुभयो।

2 केही फरिसीहरू येशूकहाँ आएर येशूलाई परीक्षा लिने कोशिश गरे। तिनीहरूले उहाँलाई भने, “के कुनै मानिसले आफ्नो पत्नीसँग विवाह विच्छेद गर्नु उचित हो?”

3 येशूले उत्तर दिनुभयो, “मोशाले तिमीहरूलाई कस्तो आज्ञा पालन गर्नु भन्नु भएको छ?”

4 फरिसीहरूले भने, “मोशाले अनुमति दिए कि मानिसले एउटा विवाह विच्छेद पत्र लेखेर आफ्नो स्वास्नीसँग विवाहविच्छेद गर्न सक्छ।”

5 येशूले भन्नुभयो, “मोशाले त्यो आज्ञा तिमीहरूलाई नै लेखिदिएको हो। किनभने परमेश्वर को शिक्षा ग्रहण गर्न तिमीहरूले चाहिँकाछेन।

6 तर जब परमेश्वरले संसार बनाउनु भयो, उहाँले मानिसहरूलाई पुरुष र स्त्रीको रूपमा बनाउनुभयो,

7 त्यसकारण कुनै मानिस आफ्नो बाबु र आमा त्याग्छ र आफ्ना स्वास्नीसँग बस्छ।

8 अनि तब ती दुइजना एक हुन्छन्।

9 यसकारण मानिसहरू अलग हुँदैन जसलाई परमेश्वरले एक बनाएका छन्। तिनी दुइजना रहँदैनन् एक हुन्छन्।”

10 त्यसपछि, येशू र चेलाहरू एउटा घरभित्र थिए। चेलाहरूले येशूलाई फेरि विवाहविच्छेद बारे सोधे।

11 उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्निसँग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्निसँग व्यभिचारको पाप गरेको ठरिन्छ।

12 त्यसरी यदि कुनै स्त्रीले आफ्नो लोग्नेसँग विवाह विच्छेद गर्छ अनि अर्को लोग्नेसँग विवाह गर्छ भने त्यो पनि व्यभिचार हो।”

येशूद्वारा बालकहरूलाई ग्रहण
(मती 16:13-15; लूका 18:15-17)

13 मानिसहरूले तिनीहरूको बालकहरूलाई येशू समक्ष ल्याए, ताकि उहाँले तिनीहरूलाई छोडिदिऊन्। तर चेलाहरूले मानिसहरूलाई बालकहरू लिएर आएकोमा हकारे।

* 9:44: केही यूनानी लिपिहरूमा 48 पदमा जस्तै लेखिएको छ।

† 9:46: केही यूनानी लिपिहरूमा 48 पदमा जस्तै लेखिएको छ।

14 त्यहाँ जे घटना घट्यो येश्ले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँकहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येश्ले तिनीहरूलाई भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो जो यी बालकहरू जस्तै छन्।
15 म तिमीहरूलाई साँचो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्ने पर्दछ, जसरी सानो बालकले दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्यहाँ पस् पाउने छैनौ।”

16 त्यसपछि येश्ले ती बालकलाई आफ्नो काखमा लिनुभयो। उहाँले आफ्नो हातहरू तिनीहरूमाथि राख्नुभयो अनि आशीर्वाद दिनुभयो।

एकजना धनी मानिस येश्ललाई फछ्याउन नचाहेको

(मती 19:16-30; लुका 18:18-30)

17 येश् हिँड्न लाग्नु भयो, त्यसैबेला एउटा मानिस दार्दुरै आयो, येश्लको अघि घुँडा टेक्यो। त्यस मानिसले उहाँलाई भन्यो, “हे असल गुरुज्य अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?”

18 येश्ले उत्तर दिनुभयो, “तिमीले मलाई किन असल भन्दैछौ? कुनै मानिस असल छैन। खाली परमेश्वर मात्र असल हुनुहुन्छ।

19 यसैले म तिप्रो प्रश्नको उत्तर दिन्छु। तिमी आज्ञाहरू त जान्दछौ: ‘तिमीले कसैको हत्या गर्नु हुँदैन, कसैलाई व्यभिचार गर्नु हुँदैन, चोर्नु हुँदैन, झटो साक्षी दिनु हुँदैन, अरूलाई ठगु हुँदैन, तिमीले आफ्नो बाबू र आमालाई आदर गर्नुपर्छ ... ।’”

20 त्यो मानिसले भन्यो, “गुरुज्य, मैले यी सब आज्ञाहरू मेरो बालकपनदेखि नै पालन गर्दै आएको छु।”

21 येश्ले त्यस मानिसलाई फर्केर हेर्नुभयो। उहाँले त्यसलाई प्रेम दर्शाउनु भयो अनि भन्नुभयो, “तिमीले पालन गर्नु पर्ने अझै एक अर्को आज्ञा छ। जाऊ अनि आफ्नो सबै चीजहरू बेचिदेऊ, गरीब मानिसहरू माझ त्यो पैसा बाँडिदेऊ। यसको निम्ति स्वर्गमा तिमीलाई इनाम मिल्नेछ। त्यसपछि मकहाँ आऊ, अनि मलाई फछ्याऊ।”

22 जब त्यस मानिसले येश्लबाट यी सबै कुरा सुन्यो उसको अन्तर अर्धधरो भयो। त्यो मानिस दुःखी बन्यो, किनभने त्यो खुबै धनी थियो आफ्नो धन गुमाउन चाहन्थ्यो।

23 त्यसपछि येश्ले आफ्नो चेलाहरूलाई हेर्नुभयो अनि तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यमा पस्रुलाई एकजना धनी मानिसलाई निकै गाह्रो पर्छ।”

24 अनि येश्लका कुरामा चेलाहरू अचम्मित भए। तर येश्ले तिनीहरूलाई फेरि भन्नु भयो। “हे मेरो नानीहरू, परमेश्वरको राज्यमा पस्रु अति गाह्रो छ।

25 धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्रुभन्दा ऊँटलाई सियोको नाश्रीबाट छिरेर जानु सजिलो छ।”

26 चेलाहरू अति अचम्मित भए, अनि एक अर्कोमा चर्चा गर्न लागे, “त्योसो भए को चोँहि पस्रुसकन्छ?”

27 येश्ले चेलाहरूलाई हेर्नुभयो अनि भन्नुभयो, “मानिसहरूको निम्ति यी सब असम्भव छ, तर परमेश्वरको निम्ति यी सबै सम्भव छ।”

28 पस्रुसले येश्ललाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौ।”

29 येश्ले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। प्रत्येक मानिस जसले मेरो निम्ति आफ्नो घर, दाज्यु-भाई, दिदी-बहिनी, आमा-बाबु, बालकहरू, वा खेत जमीन छोडेर सुसमाचारमा लागेको छ

30 उसले आफूले त्यागेको भन्दा सयौं गुणा अधिक पाउनेछ। यहाँ यस संसारमा त्यस मानिसले घरहरू दाज्यु-भाईहरू, दीदी-बहिनीहरू, आमा-बुबाहरू, बालकहरू अनि खेत सबै पाउनेछ। यस संसारसा उसले यातना पाउने छ, तर आउनेबाला संसारमा उसले अनन्त जीवन पाउनेछ।

31 अहिले जो धेरै अगाडी छन् भविष्यमा तिनीहरू अन्तमा पर्नेछन्। अनि अहिले जो अन्तमा छन् तिनीहरू भविष्यमा अगाडी हुनेछन्।”

येश् आफ्नो मृत्युबारे फेरि चर्चा गर्नुहुन्छ

(मती 20:17-19; लुका 18:31-34)

32 येश् साधमा भएका अरू मानिसहरूसँग यश्शलेम गइरहुनु भएको थियो। उहाँले मानिसहरूको अगुवाई गरिरहुनु भएको थियो। येश्लका चेलाहरू चकित भरइएका थिए। अनि जुन मानिसहरू तिनीहरूका पछि-पछि थिए तिनीहरू भने डराइरहेका थिए। उहाँले बाइजना प्रेरितहरूलाई फेरि भेला गर्नुभयो, अनि तिनीहरूलाई भन्न लाग्नु भयो उहाँलाई के हुनेवाला छ?

33 येश्ले भन्नुभयो, “हामीहरू यश्शलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शाहीहरूका अघि सुम्पिने छन्। तिनीहरूले मानिसको पुत्रलाई गैर यहूदीहरूलाई सुम्पनेछन्।

34 तिनीहरूले उहाँलाई थक्नेछन् कोराँ लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठ्नुहुनेछ।”

याकूब र यहूना आफ्नो निम्ति अनुरोध गर्छन्

(मती 20:20-28)

35 त्यसपछि जब्दीका छोराहरू, याकूब र यहूना उहाँ कहाँ आए। तिनीहरूले भने, “गुरुज्य तपाईंले हाम्रो निम्ति हामी जे चाहन्छौ सो गरिदिनुहोस।”

36 येश्ले भन्नुभयो, “मैले तिमीहरूलाई के गरेको तिमीहरू चाहन्छौ?”

37 तिनीहरूले भने, “जब हामी तपाईंको महिमामा आउँछौ हामी एक जनालाई तपाईंको दाहिनेतिर अनि अर्कोलाई तपाईंको दब्रेतिर बसे अनुमति दिनुहोस।”

38 येश्ले भन्नुभयो, “तिमहरूले बुझ्दैनौ कि तिमीहरू के मागिरहेका छौ। के मैले भोनु पर्ने जस्तै कइहरू तिमीहरूले सहन गर्नसक्छौ? अथवा जुन बमिस्मा मैले लिएको छु, त्यो बमिस्मा तिमीहरू लिन सक्छौ?”

39 छोराहरूले जवाफ दिए, “अवश्य, हामी सक्छौ।”

येश्ले तिनीहरूलाई भन्नुभयो, “साँच्चै नै तिमीहरूले पनि मैले सहनुपर्ने जस्तै कइहरू सहन्छौ, मैले लिए जस्तै बमिस्मा तिमीहरूले पनि लिन्छौ।
40 तर म मेरो दाहिने वा दब्रेपटी कसलाई बसाउनु पर्ने हो त्यो चुन्न सक्तिनँ। यी स्थानहरू अरूका निम्ति हुन। तिनीहरूकै निम्ति ती ठाउँहरू तयार पारिएका हुन।”

41 अरू दशजना चेलाहरूले यी सबै सुने। तिनीहरू याकूब र यहूनासँग रिसाए।

42 येश्ले सबै चेलाहरूलाई उपस्थित हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर, यहूदीहरूको पनि आफ्ना मानिसहरू छन् तिनीहरूलाई शासकहरू भनिन्छ। तिमीहरूले जान्दछौ कि तिनीहरूले आफ्ना शक्तिको प्रभाव देखाउँछन्। अनि तिनीहरूका प्रमुखहरूले आफ्नो सम्पूर्ण शक्तिहरू मानिसहरूमा प्रयोग गर्न मन पराउँछन्।

43 तर तिमीहरूसँग यस्तै अभ्यास चोँहि हुन हुँदैन। यदि तिमीहरू मध्ये कोही महान पुष्य हुन चाहन्छौ भने तब उ तिमीहरूको नेकर हुनुपर्छ।

44 यदि तिमीहरूमध्ये कोही प्रमुख बन्न चाहन्छौ भने उ सबैको कमरो हुनुपर्छ।

45 त्यसरी नै, मानिसको पुत्र सेवा लिनु होइन, तर सेवा गर्नु आएको हो । मानिसको पुत्र उनको आफ्नै जीवन दिन अनि अरु धेरै मानिसलाई बचाउन आएको हो।”

येशूद्वारा अन्धो मानिस निको

(मती 20:29-34; लुका 18:35-43)

46 उनीहरू यरीहो शहरमा आईपुगे। तब येशू आफ्ना चेलाहरू र अरु धेरै मानिसहरूसँग त्यो शहर छोड्दै हुनु हुन्थ्यो। एउटा अन्धो मानिस, बारतिमै (“तिमैको छोरो”) नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सधैं पैसा मगिरहन्थ्यो।

47 त्यस अन्धो मानिसले नासरतदेखि येशू त्यसैतिर आउनु हुँदैछ भन्ने सुन्यो। त्यो चिच्याउनु लाग्यो, “हे येशू, दाऊदका पुत्र, कृपया मलाई मद्दत गर्नुहोस्।”

48 धेरै मानसहरूले त्यस अन्धो मानिसलाई हकारे अनि चूप लाग्नु भनेर निन्दा गरे। तीनीहरूले त्यसलाई केही नबोल्नु भनि हुकूम गरे। तर त्यो अन्धो मानिस झन्-झन् चिच्याइने रह्यो, “हे दाऊदका पुत्र मलाई मद्दत गर्नुहोस्।”

49 येशू त्यहीँ रोकिनु भयो अनि भन्नुभयो, “त्यस मानिसलाई मकहाँ आउनु भन।”

50 अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, “खुशी होऊ उठ येशूले तिमीलाई बोलाउनु हुँदैछ।”

51 त्यो अन्धो मानिस जसक उद्यो। उसले आफ्नो वस्त्र त्यहीँ फर्काए, उफ्रँदै येशूकहाँ गयो।

52 येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?”

त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरूज्यू म फेरि मेरो दृष्टि चाहन्छु।”

52 येशूले भन्नुभयो, “जाऊ, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्‍यो।” तसपछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्‍यो, र त्यसले येशूलाई नै पछ्यायो।

11

येशूको यस्शलेममा राजा झै प्रवेश

(मती 21:1-11 लुका 19:28-40; यहन्ना 12:12-19)

1 येशू अनि उहाँका चेलाहरू यस्शलेम पुग्ने लागेका थिए। जैतून डाँडामा भएको बेथफागे र बेथानी शहरमा उनीहरू आइपुग्नुभयो। त्यहाँ येशूले आफ्नो दुइजना चेलाहरूलाई केही गर्न भनी पठाउनु भयो।

2 येशूले चेलाहरूलाई भन्नुभयो, “शहरमा जाऊ अनि त्यहाँ देख्छौ। जब त्यहाँ पुग्छौ, तिमीहरूले त्यहाँ एउटा गधालाई साङ्गलोलो बाँधेर राखेको पाउनेछौ। त्यो गधामाथि अहिलेसम्म कोही चढेकोछैन त्यो गधालाई फुकालेर मकहाँ ल्याऊ।

3 यदि कसैले त्यो गधालाई कहाँ लगीरहेको छौ भनेर सोधे भने त्यसलाई भनिदिनु, ‘स्वामीलाई यो आवश्यकता छ। उहाँले त्यसलाई फेरि चाँडै फर्काइदिनुहुन्छ।’”

4 चेलाहरू शहर पुगे। तिनीहरूले त्यहाँ बाहिर गल्लिमा एउटा घरको ढोकाको छेउमा एउटा जवान गधालाई बाँधेर राखेको पाए। चेलाहरूले गधालाई फुकाले।

5 त्यहाँ उभिरहेका केही मानिसहरूले यी सब देखे, तिनीहरूले सोधे, “तिमीहरूले यो के गर्दैछौ? त्यो गधालाई त्यहाँबाट किन फुकाइरहेछौ?”

6 चेलाहरूलाई येशूले भन्नु भए झै उत्तर दिए। मानिसहरूले ती चेलाहरूलाई गधा दिन अनुमति दिए।

7 त्यसपछि चेलाहरूले येशूकहाँ गधा पुर्याए। तिनीहरूले आफ्ना वस्त्रहरू गधामाथि चढाए अनि येशू त्यसमाथि वसु भयो।

8 अनेकौँ मानिसहरूले सडकमा येशूको निम्ति भनेर आफ्ना वस्त्रहरू ओछ्याए। कतिजनाले सडकमा हाँगाहरू काटेर सडकमा ओछ्याए।

9 केही मानिसहरू येशूको अधि- अधि हिँडे दिए। केही मानिसहरू उहाँकै पछि-पछि हिँडे दिए। सबै मानिसहरू कराउँदै थिए,

“ ‘उहाँको प्रशंसा गर!’

‘स्वागत गर! परमेश्वरले उहाँलाई आशीर्वाद गर्नु जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’

भजनसंग्रह 118:25-26

10 “हाम्रा पिता दाऊदको राज्यलाई परमेश्वरले आशीर्वाद दिऊन्।

जुन राज्य आउनेछ।

स्वर्गको परमेश्वरलाई प्रशंसा!”

11 येशू यस्शलेममा जानुभयो अनि मन्दिरभित्र पस्युभयो। मन्दिरको वरिपरि उहाँले हेर्नु भयो। तर अबेर भइसकेको थियो। यसकारण उहाँ आफ्ना बाह्रजना प्रेरितहरूलाई लिएर बेथानि पुग्नुभयो।

येशूले भन्नुभयो अञ्जीरको रूख मर्नेछ

(मती 21:18-19)

12 अर्को दिन, तिनीहरूले बेथानि छोड्नुभयो। येशू भोकाउनु भएको थियो।

13 येशूले टाढामा एउटा अञ्जीरको रूख देखे। त्यहाँ पुगेर केही अञ्जीरको फलहरू छ कि भनेर हेर्नुभयो, तर त्यहाँ पातहरू मात्रै थिए। किनकि त्यो समय अञ्जीरको फल फल्ने समय थिएन।

14 अनि उहाँले त्यो रूखलाई भन्नुभयो, “मानिसहरूले अब उप्रान्त तेरो फलहरू फेरि कहिल्यै खाने छैन।” उहाँका चेलाहरूले यी सबै कुरा सुने।

येशूको मन्दिरतर्फ प्रस्थान

(मती 21:12-17; लुका 19:45-48; यहन्ना 2:13-22)

15 उहाँहरू यस्शलेम जानुभयो। येशू मन्दिर जानुभयो। उहाँले मन्दिर इलाकाबाट बेच्ने र किन्नेहरूलाई बाहिर निकाल्नु भयो। उहाँले विभिन्न पैसा-रुपियाका लेनदेन गर्नेहरूको टेबलहरू पल्टाइदिनु भयो। ढक्कुर बेच्नेहरूको चौकीहरू पनि उहाँले पल्टाइदिनु भयो।

16 येशूले कसैलाई पनि मन्दिर प्राङ्गणमा केही चीजहरू बोकेर ल्याउने अनुमति दिनु भएन।

17 तब उहाँले तिनीहरूलाई सिकाउनु भयो। उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहललाइनेछ तर तिमीहरूले परमेश्वरको घरलाई ढाँकूहरू लुक्ने घरमा परिवर्तन गरिरहेछौ।”

18 मुख्य पूजाहारीहरू श्राद्धीहरूले यी सब कुराहरू थाहा पाए। तिनीहरूले येशलाई मार्ने उपाय रचन थाले। प्रायः सबै मानिसहरू येशको शिक्षामा अचम्भित भएका हुनाले तिनीहरू येशसंग डराएका थिए।

19 त्यसै रात, येश अनि उहाँका चेलाहरूले शहर छोड्नुभयो।

येशद्वारा विश्वासको शक्ति प्रदर्शन
(मती 21:20-22)

20 अर्को बिहान, येश आफ्ना चेलाहरूसंग जाँदै हुनु हुन्थ्यो। तिनीहरूले अञ्जीरको रूख देखे जसलाई येशले शराप दिनुभएको थियो। अञ्जीरको रूख जरादेखि टुप्पो सम्म सुकिसकेको थियो।

21 पत्तुसले येशलाई भने, “हे रब्बी, अञ्जीरको रूखलाई हेर्नुहोस् जसलाई तपाईंले हिजो सरानु भएको थियो। अहिले त्यो सुकिसकेको र मरिसकेको छ!”

22 येशले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख।

23 म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूले यो पर्वतलाई भन्सक्छौ, जा अनि समुद्रमा खस्। अनि यदि तिमीहरूको मनमा कुनै शंका छैन, अनि तिमीले विश्वास गरेको खण्डमा तिमीले भनेको कुरा घट्ने छ, तब परमेश्वरवले तिम्रो निम्ति यसो गरिदिनु हुनेछ।

24 यसैले तिमीहरूले जे वस्तुको निम्ति प्रार्थना गर्दछौ। अनि यदि चीजहरू पाइसकेकाछौ भने विश्वास राख्छौ तब त्यो तिम्रो आफ्नै हुनेछ।

25 जब तिमीहरू प्रार्थनाका निम्ति तयार हुन्छौ, अनि कसैको विरुद्धमा तिमीहरूमा भएको नराम्रो सम्झना भयो भने, त्यसलाई क्षमा गरिदेऊ। यसो गर्थौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका सबै पापहरू क्षमा गरिदिनुहुनेछ।”

26 *

यहदी प्रमुखहरूद्वारा येशको शक्तिमाथि सन्देह
(मती 21:23-27; लूका 20:1-8)

27 येश अनि उहाँका चेलाहरू फेरि यरूशलेम जानुभयो। येश मन्दिरको वरिपरि जाँदै हुनुहुन्थ्यो मुख्य पूजाहारीहरू, श्राद्धी हरू र अग्रज यहदी प्रमुखहरू उहाँकहाँ आए।

28 तिनीहरूले येशलाई भने, “हामीलाई भन्नुहोस् यत्रो के-के गर्नलाई तपाईंसंग कुन चाहिँ त्यस्तो अधिकार छ? कसले तपाईंलाई यो अधिकार दिएका हुन।”

29 येशले भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न राख्दछु। यदि तिमीहरूले मेरो प्रश्नको जवाफ दियौ, भने तब म तिमीहरूलाई भन्नेछु कि यी सब गर्नलाई मेरो के अधिकार छ।

30 यहून्नाको बत्तिसमा परमेश्वरबाट भएको हो वा मानिसबाट भएको हो? मलाई जवाफ देऊ?”

31 ती यहदी प्रमुखहरूले येशको प्रश्न बारे बहस गरे। तिनीहरू एक अर्कामाझमा बात चीत गर्न लागे, “यदि हामीले जवाफ दियौ, ‘यहून्नाको बत्तिसमा परमेश्वरबाट भएको हो,’ येशले भन्नु हुनेछ, ‘त्यसो भए तिमीहरूले यहून्नालाई किन विश्वास नगरेको?’

32 तर यदि हामीले भन्यौ, ‘यहून्नाको बत्तिसमा मानिसबाट भएको हो,’ मानिसहरू हामीसँग रिसाउनेछन्।” (ती मानिसहरूसंग भयभीत थिए। सबैले यहून्ना एकजना अगमवक्ता हुनु भनेर विश्वास थियो।)

33 तब तिनीहरूले येशलाई जवाफ दिए, “हामी यसको सही उत्तर जान्दैनौ।”

तब उहाँले भन्नुभयो, “तब यी सब कामहरू तिमीहरूलाई भन्दिन कि कुन अधिकारद्वार म यी कुराहरू गरिरहेको छु।”

12

परमेश्वरले आफ्नो पुत्र पठाउँनु भयो

(मती 21:33-46; लूका 20:9-19)

1 येशले मानिसहरूलाई सिकाउनलाई दृष्टान्तहरूको उपयोग गर्नु भयो। उहाँले भन्नुभयो, “कुनै एकजना मानिसले एउटा खेतमा दाख रोपे। त्यस एउटा कोल खोपे। त्यसपछि त्यसले एउटा मचान बनाए। त्यसले आफ्नो दाखबारी केही खेतीवालहरूलाई भाडामा दिए। त्यसपछि त्यो मानिस परदेश लाग्यो।

2 “केही समय पछि दाखको फसल उठाउने बेला आयो। त्यसपछि त्यस मानिसले आफ्नो अंश ल्याउनलाई दाखबारीमा एकजना नोकरलाई पठायो।

3 तर खेतीवालाहरूले त्यस नोकरलाई पक्रे अनि पिटे। तिनीहरूले नोकरलाई रिउँ हात फर्काइदिए।

4 फेरि त्यस मानिसले अर्को नोकरलाई पठाए। खेतीवालाले त्यलाई टाउकोमा हिकोए। तिनीहरूले त्यसलाई कुनै इज्जत गरेनन्।

5 फेरि त्यस मानिसले अर्को नोकरलाई ती खेतीवालालाहकहाँ फटाए। तर खेतीवाला हरूले त्यसलाई मारिदिए। त्यस मानिसले अरू धेरै नोकरहरूलाई पठाए। तर खेतीवालालाहकहाँ कतिजनालाई पिटे, अनि कतिजनालाई मारिदिए।

6 “अब त्यस मानिससंग खेतीवालालाहकहाँ पठाउनलाई एउटै मात्र मानिस रहको थियो। त्यो मानिस, त्यही मानिसको पुत्र थियो। त्यस मानिसले छोरोलाई माया गर्थ्यो। तर पनि त्यसले आफ्ना छोरोलाई खेतीवालालाहकहाँ पठाउने निश्चय गरयो उसले पठाउन सक्ने त्यो मात्र अन्तिम मानिस थियो। त्यस मानिसले भन्यो, खेतीवालालाहकहाँ मेरो छोरोलाई त आदर गर्ने नै छन्।

7 “तर खेतीवालालाहकहाँ आफूहरू मात्र बहस गरे, यो मालिकको छोरो हो यो दाखबारी उसको हुन्छ। यसकारण हामी यसलाई मारौं तब यो दाखबारी हाम्रै हुनेछ।

8 तब ती खेतीवालालाहकहाँ छोरोलाई पक्रे, मारे अनि दाखबारीको बाहिर फर्काइदिए।

9 “यसकारण त्यो दाखबारीको मालिकले के गर्नेछ? त्यो दाखबारीमा जानेछ अनि ती खेतीवालालाहकहाँ मारनेछ। तब त्यसले त्यो दाखबारी अरू नै खेतीवालालाहकहाँ दिनेछ।

10 निश्चय नै तीमीहरूले धर्मशास्त्रमा यी वचनहरू पढेका होला:

‘निर्मातहरूले अस्वीकार गरेका ढुङ्गाहरू नै कुनाको ढुङ्गा बनेको छ।

11 परमप्रभुले नै यस्तो गर्नु भएको हो, अनि हाम्रो निम्ति यो अचम्म भएको छ।’ ”

भजनसंग्रह 118:22-23

* 11:26: केही प्राथमिक ग्रीक लिपि अनुसार: “यदि तिमीहरूले कसैलाई क्षमा गर्थौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका सबै पापहरू क्षमा गरिदिनु हुनेछ।”

12 ती यहदी प्रमुखहरूले येशले भन्नु भएको यो दृष्टान्त सुन्न पाए। तिनीहरूले यो दृष्टान्त तिनीहरूको आफ्नै बारेमा हो भन्ने बुझे। यसकारण कसरी हुन्छ येशलाई पक्रने उपायमा तिनीहरूलागे। तर मानिसहरूदेखि तिनीहरूलाई डर पनि थियो। अनि ती यहदी प्रमुखहरू येशलाई छोडेर अन्यत्र कतै गए।

यहदी प्रमुखहरूद्वारा येशलाई छक्क्याउने चेष्टा
(मती 22:15-22; लुका 20:20-26)

13 त्यसपछि, यहदी प्रमुखहरूले हेरोदीअन्स भन्ने दलका केही मानिसहरू र केही फरिसीहरूलाई येश भएकहाँ पठाए। तिनीहरूले येशलाई केही भूल गराएर पक्रन चाहन्थे।

14 फरिसीहरू र हेरोदीअन्सहरू येशकहाँ पुगे अनि भन्न लागे, “हे गुरुज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्तान भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाइरहनुभएको छ। हामीलाई भन्नुहोस्: के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?”

15 तर येशले तिनीहरूको कपट बुझ्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ? मलाई एउटा चाँदीको सिक्का देऊ। म त्यसलाई हेर्न चाहन्छु।”

16 तिनीहरूले येशलाई एउटा सिक्का दिए अनि उहाँले सोध्नुभयो, “यो सिक्कामा कसको चित्र अंकित छ? अनि यसमा कसको नाउँ लेखिएको छ?” तिनीहरूले जवाफ दिए, “यो कैसरको चित्र हो अनि उसको नाउँ।”

17 अनि येशले तिनीहरूलाई भन्नुभयो, “कैसरको चीजहरू कैसरलाई नै देऊ, अनि परमेश्वरको चीजहरू परमेश्वरलाई नै देऊ।” ती येशको कुरा सुनेर छक्क परे।

केही सदूकीहरूद्वारा येशलाई छक्क्याउने चेष्टा
(मती 22:23-33; लुका 20:27-40)

18 तब केही सदूकीहरू येशकहाँ आए। (सदूकीहरूमा विश्वास थियो कि मृत्युबाट कुनै पनि मानिस बौरी उठ्ने छैन)। सदूकीहरूले उहाँलाई एउटा प्रश्न राखे।

19 तिनीहरूले भने, “गुरुज्यू, मोशाले लेखेका छन् कि यदि कुनै विवाहित मानिस मर्यो भने, अनि उसको पत्नीको कुनै सन्तान छैन भने त्यसबेला उसको भाईले त्यो विधवालाई आफ्नो दाज्यकोलागि सन्तान जन्माउन विवाह गर्नु पर्छ। त्यसपछि आफ्नो दाज्यको लागि तिनीहरूले सन्तान बनाउन सक्नेछ।

20 एउटा परिवारमा सातजना दाज्युभाइ थिए। पहिलो दाज्युले विवाह गरे अनि मरे। उसको कुनै सन्तान थिएन।

21 त्यसपछि दोस्रो भाइले त्यस स्त्रीलाई विवाह गरे। ऊ पनि मर्यो कुनै सन्तान भएन। त्यस्तै घटना घट्यो तेस्रो भाइसँग पनि।

22 सबै सात दाज्यु-भाइले त्यस स्त्रीलाई विवाह गरे अनि सबै मरे। कुनै पनि सात दाज्यु-भाइबाट सन्तान भएन। अन्तमा त्यो स्त्री पनि मरी।

23 तर सबै सातजना दाज्युभाइले त्यसलाई विवाह गरेका थिए। यसकारण जब त्यस स्त्री मरेर बौरी उठ्नुछ त्यसबेला त्यस स्त्रीको, लोभने को चाँहि हुने छ?”

24 येशले जवाफ दिनु भयो, “तिमीहरू अत्यन्तै गल्तीमा छौ? किनभने धर्मशास्त्रहरूमा लेखिएको कुरा अनि परमेश्वरको शक्तिको बारेमा तिमीहरूले केही जानेका छैनौ।

25 जब मानिस मरेर बौरी उठ्नेछन् त्यसबेला त्यहाँ कुनै विवाह गर्ने छैनन्। मानिसहरूले एक-अर्कामाझ विवाह गर्ने छैनन्। तिनीहरू स्वर्गमा स्वर्गदत्तहरू जस्तै हुनेछन्।

26 मेरेका मानिसहरूको पुनरुत्थानको बिषयमा मोशाले लेखेको जलेको पोथ्राको कथा पुस्तकमा तिमीहरूले पढेका छैनौ? परमेश्वरले भन्नु भएको छ: ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।’[☆]

27 परमेश्वर मेरेका मानिसहरूका परमेश्वर होइन तर जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। तिमी सदूकीहरू भुलामा परेकाछौ!”

कुन आज्ञा सबभन्दा महान हो?

(मती 22:34-40; लुका 10:25-28)

28 शास्त्रीहरूमध्ये एकजना येशकहाँ आए। उनले सदूकीहरू र फरिसीहरूसँग येशले बहस गरिरहेको सुने। येशले तिनीहरूका प्रश्नहरूको ठीक जवाफ दिइरहेको सुने। अनि उहाँलाई सोधे, “कुन चाँहि आज्ञा सब भन्दा प्रमुख छ?”

29 येशले उत्तर दिनुभयो, “सब भन्दा महान आज्ञा यस्तो छ: ‘इसाएलका मानिसहरू, सुन! परमप्रभू हाम्रा परमेश्वरनै एक परमप्रभु हुन्।

30 तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई सारा हृदयले, सारा आत्माले, सारा प्राणले र सारा शक्तिले उहाँलाई प्रेम गर्नुपर्छ।’[☆]

31 दोस्रो महान आज्ञा यस्तो छ: ‘तिमीहरूले आफूलाई प्रेम गरे जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’[☆] यी आज्ञाहरू भन्दा अन्य आज्ञाहरू महान छैनन्।”

32 शास्त्रीहरूले उत्तर दिए, “हे गुरुज्यू, त्यही नै ठीक उत्तर हो। तपाईंले जे भन्नुभयो त्यो ठिक हो। परमेश्वर एउटै परमप्रभु हुन् अनि अरू कुनै परमेश्वर छैनन्।

33 अनि एउटा मानसले आफ्नो सारा हृदयले, सारा प्राणले, सारा आत्माले र सारा शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्छ। अनि आफूले आफूलाई प्रेम गर जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ। यी आज्ञाहरू सबै अर्पणहरू अनि परमेश्वरलाई गरिएको अरू बलिदानहरू भन्दा अत्यन्त मुख्छ छन्।”

34 येशले त्यस मानिसले बुद्धिमानपूर्वक जवाफ दिएको पाऊनु भयो। अनि उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्य नजिक छौ।” त्यसपछि अरू कुनै मानिसले पनि उहाँलाई अरू धेरै प्रश्नहरू गर्न साहस गरेनन्।

के खीष्टनै दाऊदको पुत्र हुन्?

(मती 22:41-46; लुका 20:41-44)

35 येशले मन्दिरमा सिकाइरहनु भएकोथियो। उहाँले भन्नुभयो, “किन शास्त्रीहरूले खीष्ट नै दाऊदको पुत्र भनेका हुन्?

36 पवित्र आत्मामा दाऊद आफैले भन्नुभएको छ,

‘परमप्रभुले मेरो प्रभुलाई (खीष्टलाई) भन्नुभएको छ: मेरो छेउमा दाहिनेपट्टि बस,

☆ 12:26: प्रस्थान 3:6 बाट उद्धृत गरिएको।

☆ 12:30: व्यवस्था 6:4-5 बाट उद्धृत गरिएको।

☆ 12:31: लेवी 19:18 बाट उद्धृत गरिएको।

अनि म तिप्रा शत्रुहस्ताई तिप्रा वशमा पार्नेछु।

भजनसंग्रह 110:1

37 दाऊद आफैले खीष्टलाई 'प्रभु' भन्नु हुन्छ। तब कसरी खीष्ट दाऊदको पुत्र हुनसक्छ? धेरै मानिसहरूले येशूले भनेको कुरा खबै आनन्दित भएर सुने।

येशूद्वारा शास्त्रीहरूको आलोचना

(मती 23:1-36 लुका 20:45-47)

38 येशूले लगातार सिकाउनु भयो। उहाँले भन्नुभयो, "शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामा वक्रहरू पहिरिएर आफूलाई प्रमुख देखाउनको निम्ति हिंडुन मन पराउँछन्। अनि तिनीहरू आफूलाई बजारमा हुँदा मानिसहरूले तिनीहरूलाई आदर गरून् भन्ने चाहन्छन्।

39 सभाघरहरूमा पनि तिनीहरूले अति मुख्य ठाउँहरू ओगट्न चाहन्छन्। अनि भोजहरूमा पनि त्यसरी नै आदरका ठाउँहरूमा बस्न चाहन्छन्।

40 तिमीहरू विधवाहरूसँग कष्ट्याई गर्दछन् र तिनीहरूलाई लुट्छन्। अनि आफैले लोकचारको निम्ति लामो लामो प्रार्थनाहरू गर्ने गर्दछन्। परमेश्वरले तिनीहरूलाई धेरै दण्ड दिनुहुनेछ।"

विधवाद्वारा भेटी चढाएको अर्थ बुझाउने चेष्टा

(लुका 21:1-4)

41 येशू मन्दिरको ढुकुटी सामु बस्नुभयो जहाँ आएर मानिसहरूले पैसा चढाउने गर्दथे। उहाँले धेरै धनी मानिसहरूले मन्दिरको ढुकुटीमा धेरै पैसा हालेको हेर्नुभयो।

42 तब एउटी गरीब विधवा आई अनि दुईवटा स-साना तौंमाका सिक्काहरू दिई। ती सिक्काहरूको मूल्य एक पैसा भन्दा कम थियो।

43 येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, "म तिमीहरूलाई साँचो भन्दछु। यो गरीब विधवाले खाली दुईवटा स साना सिक्काहरू चढाई। तर वास्तवमा अरू धनी मानिसहरूले दिएको भन्दा त्यसले धेरै दिई।

44 ती मानिसहरूको धेरै छन, तर तिनीहरूले आफूलाई नचाहिएको मात्र दिएका छन्। त्यो स्त्री धेरै गरीब छे। तर त्यसले आफूमा भएको सबै नै दिई। अनि त्यसले ती पैसाहरू आफूलाई मदत पुर्याउनको लागि नै हो भन्ने ठानी।"

13

भविष्यमा मन्दिर ध्वंस

(मती 24:1-44; लुका 21:5-33)

1 येशूले मन्दिरको इलाका छोड्न लाग्नु भएको थियो। कुनै एकजना चेलाले उहाँलाई भने, "गुरुज्यू हेर्नुहोस्। यी मन्दिरको भवनहरू धेरै ठूला-ठूला ढुङ्गाहरूले बनाएर अति सुन्दर भएको छ।"

2 येशूले भन्नुभयो, "के तिमीहरू यो ठूला भवनहरू देख्छौ? यी भवनहरू सबै ध्वंस हुनेछ। प्रत्येक ढुङ्गा भूँझमा फर्काइनेछ। एउटामाथि अर्को कुनै ढुङ्गा त्यहाँ रहने छैन।"

3 त्यसपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। उहाँ पत्स, याकूब यहून्ना र आन्दियाससँग अलग्गै हुनुहुन्थ्यो। तिनीहरू सबैले मन्दिर देख्न सके। तिनीहरूले येशूलाई सोधे,

4 "हामीलाई भन्नुहोस् कहिले यस्तो घटना घट्ने छ? अनि यी सब घटना हुनलाग्दा के संकेत हुनेछ?"

5 येशूले चेलाहरूलाई भन्नुभयो, "होशियार रहो! कसैले तिमीहरूलाई मुख नबनाओस।

6 धेरै मानिसहरू मेरा नाममा आउनेछन्। तिनीहरूले भन्नेछन्, 'म नै खीष्ट हूँ।' अनि तिनीहरूले धेरै मानिसहरूलाई मुख तुल्याउनेछन्।

7 तिमीहरूले लडाइँको बारेमा सुन्न पाउनेछौ। अनि अरू हुने लँडाइँहरूको बारेमा पनि कथाहरू सुन्नेछौ। तर डराउनु पर्दैन। अन्तको समय आउन अघिने यी घटनाहरू घट्नेछ।

8 राष्ट्रहरू अन्य राष्ट्रहरूसित लडाइँ गर्नेछन्। राज्य राज्यहरू माझ लडाइँ चल्नेछ। विभिन्न ठाउँहरूमा भूकम्प जानेछ। यस्तो समय पनि आउने छ जतिबेला खानलाई केही कुरा हुनेछैन। त्यस समयमा नयाँ जन्म हुने प्रार्थमिक समयमा जस्तै कष्टपूर्ण हुनेछ।

9 "तिमीहरू होशियारी बस। मानिसहरूले तिमीहरूलाई पक्रनेछन् अनि न्यायको लागि लैजानेछन्। तिनीहरूले सभाघरहरूमा तिमीहरूलाई पिट्नेछन्। तिमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनेछ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तिमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनेछ। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछ। तिमीहरूले मलाई पछ्याएको कारणले गर्दा यी सबै हुनेछ

10 यस भन्दा अघिने सबै जातिहरू सुसमाचार प्रचार गरिनु पर्नेछ।

11 तिमीहरू पक्राउ हुनेछौ अनि न्यायको भागी बन्नु पर्नेछ। तर तिमीहरूले त्यहाँ जे भन्नेछौ त्यस बारे डराउनु पर्ने छैन। त्यसबेला परमेश्वरले तिमीलाई जे दिनुहुन्छ त्यही भन्नु पर्नेछ। त्यसबेला वास्तवमा तिमी आफै बोलिरहेको हुने छैनौ। पवित्र-आत्मा बोलिरहेको हुनेछ।

12 "दाज्यूभाइहरूलाई मार्ने विश्वासघात गर्नेछन्। बाबुहरूले आफ्नै छोराहरूप्रति विश्वासघात गर्नेछन्। अनि मार्नेछन्। छोरा छोरीहरू पनि आफ्नै आमाबाबुहरूको विरुद्धमा उठ्नेछन् अनि तीनले आमाबाबुहरूलाई मार्नेछन्।

13 सबै मानिसहरूले मलाई पछ्याउँदै भनेर तिमीहरूलाई घृणा गर्नेछन्। तर जो चाँहि अन्त्यसम्म नै बलवान रहन्छ उ मात्रै बाँच्ने छ।

14 "तिमीहरूले भयानक विनास देख्नेछौ। तिनीहरूले त्यो घटना एउटा यस्तो ठाउँमा उभिएर हेर्ने छौ जहाँ त्यस्तो नहुनु पर्नेथ्यो।" (मानिस जसले पढ्छ यसको अर्थ के हुन्छ बुझ्नुपर्छ।) "त्यसबेला यहूदियाका मानिसहरू पहाडहरूतिर भाग्नु पर्छ।

15 मानिसहरू समय खेर नफाली भाग्नु पर्छ। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही निकाल्नलाई उ तलतिर ओर्लेनु हुँदैन।

16 यदि कुनै मानिस आफ्नो खेतबारीमा छ भने त्यो पनि फर्केर आफ्नो वस्त्र ल्याउन त्यहाँ जानेछैन।

17 "हाय, त्यसबेला गर्भवती स्त्री वा ससाना नानीका आमाहरूलाई पनि नराप्नो हुनेछ।

18 यस्तो घटना जाडोको समयमा नहोस् भनेर प्रार्थना गर।

19 किनभने ती दिनहरूमा जुन कष्ट हुन्छ त्यो यस्तो हुन्छ कि परमेश्वरले संसारको सृष्टि गरेको देखि अहिलेसम्म भएको छैन। अनि यस्तो महा-संकष्टहरू फेरि घट्ने छैन।

20 उहाँका मानिसहरूको निम्ति परमेश्वरले त्यो भयानक समयलाई सीमित पार्ने निश्चय गर्नु भएको छ। यदि त्यो समय नछोटाइए कोही पनि बाँच्ने छैन। तर परमेश्वरले आफूले चुन्नु भएका मानिसहरूका निम्ति सहायता पुर्याउनलाई त्यो समय छोटाउनु भएको छ।

21 "त्यसबेला, यदि केही मानिसहरूले तिमीहरूलाई भने, 'हेर, खीष्ट यहाँ हुनुहुन्छ।' अथवा 'उहाँ त्यहाँ हुनुहुन्छ।' यसलाई विश्वास नगर।

22 झटो खीष्टहरू र झटो अगमवक्ताहरू आउनेछन् अनि परमेश्वरले चुनेका मानिसहरूलाई धोका दिनु सभव भए चिन्तहरू र चम्त्काहरू गर्नेछन्।

23 यसकारण होशियार बस। यी सब हुन अधि नै मैले सर्तक गराएको छ।

24 “तर त्यसपछिका दिनहरूमा यस्तो दुःखको समय आउने छ,

‘सूर्य अँध्यारो हुनेछ,
अनि चन्द्रमाले पनि ज्योति दिनेछैन।

25 आकाशबाट तारहरू झर्नेछन्,
अनि आकाशका सबै शक्तिहरू डग्मगाउनेछन्।’*¹

26 “त्यसपछि मानिसहरूले मानिसका पुत्रलाई महान शक्ति र महिमासित बादलमा भएर आउँदै गरेको देखेछन्।

27 मानिसको पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पृथ्वीको चारैतिर पठाउनु हुनेछ। स्वर्गदूतहरूले पृथ्वीका प्रत्येक कुनाबाट चुनिएका मानिसहरूलाई भेला गर्नेछन्।

28 “अञ्जीरको रूखले हामीलाई पाठ पढाउनेछ: जब अञ्जीरको रूखको हाँगाहरू हरियो र कलिलो हुनेछ नयाँ पातहरू उम्रन थाल्नेछ, तब तिमीहरूले ग्रीष्म ऋतु नजिक छ भनेर बुझ्नेछौं।

29 त्यसरीनै जब तिमीहरू यी कुराहरू घटेका देख्छौं तब तिमीहरूले पनि जान्ने छौं कि मैले तिमीहरूलाई भनेका कुराहरूको समय नजिकमा अनि ठीक ढोकामा छन।

30 म तिमीहरूलाई साँचो भन्दछु। यी सबै कुराहरू यही समयका मानिसहरू जीवित भएकै बेला हुनेछन्।

31 स्वर्ग अनि पृथ्वी ध्वंस हुनेछ। तर मैले भनेका वचनहरू कहिल्यै नाश हुने छैन।

32 “कसैले पनि त्यो दिन र समय थाहा पाउने छैन। पुत्र र स्वर्गमा भएको स्वर्गदूतहरूले समेत त्यो दिन र समय जान्ने छैनन्। त्यो दिन र समय केवल पिताले मात्र जान्नु हुन्छ।

33 होशियार रहो। सधैं तयारी बस त्यो समय कहिले आउने भनी तिमीले जान्दैनौं।

34 “यो परदेश गईरहेको मानिस जस्तै हो जसले आफ्नो घर छोडेकोहुन्छ। त्यो मानिसले आफ्नो नोकरहरूलाई घर जिम्मा दिएको हुन्छ। त्यसले प्रत्येक नोकरलाई विशेष काम गर्न लाएको हुन्छ अनि उसले पालेलाई होशियार साथ ढोकाको रक्षा गरेर सर्तक बस भनेर आज्ञा दिन्छ।

35 यसकारण तिमीहरू सधैं सर्तक रहो। यो घरको मालिक कहिले फर्की आऊला भनेर तिमीहरूले थाहा पाएकै हुँदैनौं। ऊ निश्चयनै बेलुका वा मध्य रातमा, वा बिहानै, वा घाम झल्केपछि आउनेछ।

36 मालिक एकसक फकिनेछ। यदि तिमीहरू तयारी र सर्तक रहौं भने उसले तिमीहरूलाई सुतिरहेको पाउने छैन।

37 म तिमीहरूलाई यसो भन्दछु, अनि प्रत्येकलाई यसो भन्दछु, ‘सर्तक रहो!’ ”

14

यहूदी प्रसूखहरूद्वारा येशूलाई मार्ने योजना

(मती 26:1-5 लूका 22:1-2, यहून्ना 11:45-53)

1 निस्तार र अखमिरी रोटीको चाडको निम्ति अब केवल दुई दिन बाँकि थियो। मुख्य पूजाहारीहरू र शास्त्रीहरू येशूलाई पक्रन अनि मार्ने जाल साजीको भयानक खोजमा थिए।

2 तिनीहरूले भने, “तर चाडको समयमा हामीले येशूलाई पक्रनु हुँदैन किनभने मानिसहरू क्रोधित हुनेछन् अनि दंगा मच्चाउने डर हुन्छ।”

एउटी स्त्रीद्वारा केही गर्ने विशेष चेष्टा

(मती 26:6-13; यहून्ना 12:1-8)

3 येशू बेथानियामा हुनुहुन्थ्यो। सिमोन कुङुरगीको घरमा एउटा मेचमा उहाँ खाना खाँदै हुनुहुन्थ्यो त्यसैबेला एउटी स्त्री उहाँकहाँ आई। त्यस स्त्रीले एउटा अति मूल्यवान सिगामरको भुँडुल्को भरि अन्तरको सुन्ध भरेर ल्याएकी थिईन्। त्यो सुन्ध शूद्र जटामसीद्वारा तयार गरिएको थियो। त्यस पछि त्यस स्त्रीले जारको बिक्री खोली अनि येशूको शिरमा सुन्ध खन्याइदिई।

4 केही चेलाहरूले यी देखेर रिसाए अनि एक अर्कामा कुरा गर्न थाले। तिनीहरूले भने, “त्यसले किन यो सुन्ध नष्ट गरेको

5 त्यो अन्तर वर्षभरिको कमाई हो। यसलाई बेचन सकिन्थ्यो अनि पैसा गरीबलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीको कडा अलोचना गरे।

6 येशूले भन्नुभयो, “त्यस स्त्रीलाई एकलो छोडिदेऊ। त्यसलाई तिमीहरूले किन दिक्दारी दिइरहेछौं? त्यसले मेरो लागि खूबै राम्रो काम गरी।

7 गरीब मानिसहरू सधैं तिमीहरूसँग हुनेछन्। तिनीहरूले जतिबेला चाहन्छौं त्यतिबेला तिनीहरूलाई मद्दत गर्नसक्छौं। तर म सधैं तिमीहरूसँग हुने छैन।

8 त्यस स्त्रीले मलाई जे जती गर्न सकी त्यति गरी। त्यसले मेरो शरीरमाथि सुन्ध छरिदिई। त्यसले मलाई मर्नु अघिनै गाड्नको तयारीका लागि यसो गरी।

9 म तीमीहरूलाई साँचो भन्दछु। जहाँ कहीं पनि सारा संसारका मानिसहरूलाई सुसमाचारहरू प्रचार गरिनेछ, सारा जगामा सुसमाचारहरू सुनाऊ, त्यस स्त्रीले गरेको कुराहरू पनि उसको संझनाका निम्ति भनिनेछ।”

येशूको शत्रुहरूलाई सहयोग गर्न यहूदा तत्पर

(मती 26:14-16; लूका 22:3-6)

10 त्यसपछि बाह्रजना प्रेरितहरू मध्ये एकजना चेला मुख्य पूजाहारीहरू भएकाहो गयो। यो चेलाको नाम थियो यहूदा इस्कारियोत। यहूदाले येशूलाई तिनीहरूको हातमा सम्पेको चाहन्थ्यो।

11 मुख्य पूजाहारीहरू यो सुनेर खूबै खुशी थिए। यसकोलागि तिनीहरूले उसलाई जति पनि पैसा दिन तयार थिए। अनि येशूलाई तिनीहरूको हातमा सम्पन उचित समयको प्रतीक्षा यहूदाले गरिरहेका थिए।

निस्तार चाडको भोज

(मती 23:17-25; लूका 22:7-14; 21-23; यहून्ना 13:21-30)

* 13:25: हेर्नुहोस् यहून्ना 13:10, 34:4

12 यो अखमिरी रोटीको पहिलो दिन थियो। त्यो त्यस्तै समय थियो जुनबेला यहूदी हरूले निस्तारको थुमाहरूलाई बलिदान दिने गर्दथे। येशूको चेलाहरू उहाँकहाँ आए अनि भने, “हामी जानेछौं अनि निस्तार चाडको भोज तयार पार्नेछौं। तपाईंले हामीहरूले निस्तार चाडाको भोज तयार गरेको चाहनुहुन्छ?”

13 येशूले आफ्नो दुइजना चेलाहरूलाई शहर पठाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “शहरमा जाऊ। त्यहाँ एउटा मानिसलाई गाग्रोमा पानी बोकेर आइरहेको भेट्नेछो। तिनको पछि लाग।

14 त्यो मानिस एउटा घरभित्र पसेछ। त्यही घरमा गए त्यो घरको मालिकसँग भन: ‘गुरूज्यू सौधनु हुन्छ उहाँ अनि उहाँका चेलाहरू निस्तार चाडको भोज खाने कोठा कहाँ होलान।’

15 घर मालिकले तिमीहरूलाई मातिल्लो तलाको ढुलो कोठा देखाउनेछ जो सजाएर तयार पारेको छ। हाम्रा निम्ति त्यहाँ बन्दोबस्त गर।”

16 यसकारण चेलाहरू गए अनि शहरमा पसे येशूले भन्नु भएको जस्तै तिनीहरूले सबै कुराहरू भेटिए। यसर्थ तिनीहरूले नै निस्तार चाडको भोज तयार गरे।

17 साँझमा, येशू आफ्ना बाह्रजना प्रेरितहरू लिएर त्यो घरमा जानुभयो।

18 जब तिनीहरू खँदै थिए, येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। तिमीहरू बाह्रजना मध्ये एकजानले मलाई विश्वास घात गर्नेछो। त्यो एकजानले मसँगै अहिले खाईरहेको छ।”

19 चेलाहरू यो सुनेर खब्रे दुःखी भए। तिनीहरू सबैले येशूलाई भने, “निश्चयनै त्यो म होइन: ठीक हो?”

20 येशूले भन्नुभयो, “उ बाह्रजना मध्ये एक हो। उ त्यही हो जसले मसँगै कचौरामा रोटी चोरेछ।

21 मानिसको पुत्र जानेछ अनि मर्नेछ। किनकि उनको बारेमा धर्मशास्त्रहरूमा लेखिएको छ। तर त्यस मानिसलाई धिक्कार छ जसद्वारा मानिसको पुत्रलाई विश्वासघात गरिनेछ। बरू पहिल्यै नजन्मेको भए त्यो मानिसलाई यो धेरै राम्रो हुनथियो।”

प्रभु-भोज

(मती 26:26-30; लुका 22:15-20 1 कोरिन्थी 11:23-25)

22 जब उनीहरू खँदै थिए, येशूले केही रोटी लिनुभयो अनि त्यसको निम्ति परमेश्वरलाई धन्याद दिनुभयो। तब उहाँले त्यसलाई टुक्रा-टुक्रा पार्नुभयो, अनि आफ्ना चेलाहरूलाई दिनुभयो। उहाँले भन्नुभयो, “यो लेऊ यो मेरो शरीर हो।”

23 त्यसपछि येशूले कचौरा लिनुभयो अनि यसको लागि परमेश्वरलाई धन्याद दिनुभयो। तब उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो। तिनीहरूले कचौराबाट पिए।

24 त्यसपछि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। यो रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो।

25 म तिमीहरूलाई साँचो भन्दछु। म यो दाखको रस फेरि त्यसबेलासम्म पिउँदिन जुनबेला सम्म म परमेश्वरको राज्यमा यसलाई नयाँ पिएको हुँदिनै।”

26 तब तिनीहरूले भजन गाए अनि उहाँहरू निस्केर जैतून डाँडातिर जानुभयो।

येशूका सबै चेलाहरूले उहाँलाई छोडे

(मती 26:31-35; लुका 22:31-34; यहन्ना 13:36-38)

27 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले आफ्ना विश्वास हराउनेछो। यो कुरा धर्मशास्त्रहरूमा लेखिएको छ,

‘म गोठालोलाई मार्नेछु,

अनि भेडाहरू तितरबितर हुनेछन।’

जकरिया 13:7

28 तर म मरेपछि, फेरि मृत्युबाट बौरीनेछु। त्यसपछि म गालील जानेछु। तिमीहरू त्यहाँ पुग्न अघि नै म त्यहाँ पुगेको हुनेछु।”

29 पत्रसले भने, “यदि सबैले आफ्नो विश्वास हराए पनि म कहिल्यै मेरो विश्वास हराउने छैन।”

30 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु। आजकोरात दोषोपल्ट भाले बास्रुअगि तिमीले मलाई तीनपल्ट इन्कार गर्ने छौ।”

31 तर पत्रसले जोर दिएर भने, “यदी म तपाईंसँगै मर्नु परेता पनि म कहिल्यै तपाईंलाई इन्कार हुँदैन।” त्यसरी नै अरू चेलाहरूले पनि त्यही कुरा भने।

येशूद्वारा एकान्तमा प्रार्थना

(मती 26:36-46; लुका 22:39-46)

32 येशू अनि उहाँका चेलाहरू गेतसमनी नाऊँ भएको एउटा ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरून्जेल यहाँ बस।”

33 येशूले पत्रस, याकूब र यहन्नालाई आफूसँग लैजानुभयो। त्यसपछि उहाँ अत्यन्त दुःखी र खिन्न हुनुभयो।

34 उहाँले पत्रस, याकूब र यहन्नालाई भन्नुभयो, “मेरो आत्मा दुःखै-दुःखले भरिन लागेको छ। मलाई यही पर्ख अनि सर्तक बस।”

35 अनि येशू तिनीहरू भएदेखि केही परसम्म जानुभयो र त्यसपछि भइँमा लड्नु भयो अनि प्रार्थना गर्नुभयो कि यदि सम्भव भएमा यही बेला उहाँको कण्ठका घडी उहाँबाट बितेर जाओस।

36 उहाँले प्रार्थना गर्नुभयो, “अब्बा, पिता सबै कुराहरू तपाईंमा सम्भव छ। कृपया मबाट यो कचौरा हटाईदिनुहोस। तर मेरो इच्छा बमोजिम होइन, तर तपाईं जे जस्तो चाहनुहुन्छ त्यही गर्नुहोस।”

37 तब येशू आफ्ना चेलाहरू भएको ठाउँमा फर्की आउनुभयो। उहाँले तिनीहरूलाई सुतिरेको पाउनु भयो। उहाँले पत्रसलाई भन्नुभयो, “सिमोन, तिमी सुतिरहेका छौ? के मेरो निम्ति एकघण्टासम्म पनि जागा रहन सक्तैनौ

38 जागा रहो, अनि प्रार्थना गर, जसमा कि तिमी प्रलोभनमा पर्ने छैनौ। आत्मा राजी छ तर शरीर कमजोर छ।”

39 फेरि येशू केही परसम्म जानुभयो अनि त्यही प्रार्थना गर्नुभयो।

40 फेरि उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा फर्कनु भयो। उहाँले तिनीहरूलाई सुतिरेकै पाउनुभयो। तिनीहरूका आँखाहरू थकित देखिन्थे। तिनीहरूले जान्दैन थिए कि येशूलाई के भन्नु पर्ने हो।

41 येशूले तेस्रो पटक प्रार्थना गरिसकेपछि, उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेको अनि विश्राम गरिरहेका छौ अति भयो! मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिने समय आइपुग्यो।

42 उठ! हामी जानिएपछि। यहाँ त्यो एकजना आउदैछ जसले मलाई विश्वासघात गर्नेछ।”

येशू पक्राउ पर्नुभयो

(मती 26:47-56; लूका 22:47-53; यहन्ना 18:3-12)

43 जब येशू बोल्तिरहेको हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुगे। यहूदा बाहजना चेलाहरू मध्ये एकजना थियो। यहूदासंग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू, शास्त्रीहरू र यहूदी अग्रजहरूले पठाएका थिए। ती मानिसहरूका साथमा तरवार र घोचाहरू थिए।

44 यहूदाले उनीहरूलाई यो संकेत दिएका थिए। “म जुन मानिसलाई म्वाई खान्छु उही नै येशू हुन। उनैलाई पक्रनु र उसलाई लानु अनि रक्षा गर्नु।”

45 यहूदा आउन साथ येशू कहाँ गयो अनि भन्यो, “गुरूज्यू!” त्यसपछि उसले उहाँलाई म्वाई खाए।

46 तब मानिसहरूले झम्टेर येशूलाई पक्रे।

47 कुनै एकजना उभिरहेको चेलाले आफ्नो तरवार निकाल्यो अनि त्यसले प्रधान पूजाहारीको एउटा नोकरलाई हान्यो र उसको कान काटिदियो।

48 तब येशूले मानिसहरूलाई भन्नुभयो, “तिमीहरू तरवार र घोचाहरू लिएर म कहाँ, एक अपराधी झैं मानेर आएको छौ?”

49 प्रत्येकदिन म मन्दिर इलाकामा तिमीहरूसित सिकाइरहेको थिएँ। त्यहाँ तिमीहरूले मलाई पक्रेनौ। तर धर्मशास्त्रमा लेखिएका कुराहरू पूरा हुनै पर्छ।”

50 त्यसपछि सबै चेलाहरूले उहाँलाई छोडेर भागे।

51 एउटा जवान मानिसले येशूलाई फछ्याइरहेको थियो। उसले खालि एउटा मलमलको वस्त्र मात्र लगाएको थियो। तिनीहरूले उसलाई पनि पक्रने कोशिश गरे।

52 तर त्यसले त्यो मलमलको वस्त्र छाड्यो अनि बस्त्र विहीन भएर भाग्यो।

येशू यहूदी प्रमुखहरूको सामुने

(मती 26:57-68; लूका 22:54-55, 63-71; यहन्ना 18:13-14, 19-24)

53 येशूलाई पक्रने मानिसहरूले उहाँ लाई प्रधान पूजाहारीको घरमा पुर्याए त्यहाँ सबै मुख्य पूजाहारीहरू, यहूदी बृद्ध प्रधानहरू र शास्त्रीहरू भेला भए।

54 पत्रूसले येशूलाई फछ्याउँदै थियो, तर उ उहाँका त्यति नजिक थिएन। पत्रूसले येशूलाई प्रधान पूजाहारीको घरको चौक नपुगे सम्म फछ्याए। त्यो त्यहाँ रक्षक साथ बसिरहेको थियो अनि आगो तापे थियो।

55 मुख्य पूजाहारीहरू, र पूरा यहूदी महासभाले येशूलाई मार्नका निम्ति येशू विस्द्ध झटो प्रमाण खोजिरहेका थिए। तर तिनीहरूले कुनै त्यस्तो प्रमाण पाएन।

56 अनेकौँ मानिसहरू आए अनि येशूको विस्द्ध झटो आरोपहरू लगाए। तर ती प्रमाणहरू एक अर्कामा मिल्दैनथ्यो।

57 त्यसपछि केही मानिसहरू उठे, अनि येशूको विस्द्धमा झटो साक्षी दिए। तिनीहरूले भने,

58 “हामीहरूले यस मानिसले भनेका सुनेका छौं, ‘मानिसहरूले बनाएको मन्दिर म ध्वंस गरिदिनेछु। त्यसको तीन दिनमा, म अर्को मन्दिर बनाइदिनेछु जुन मन्दिर मानिसहरूले बनाएको हुँदैन।’ ”

59 तर यी मानिसहरूले भनेका कुरामा पनि कोही सहमत हुने भएन।

60 त्यसपछि प्रधान पूजाहारी सबै मानिसहरूको अघि खडा भए, अनि येशूलाई भन्नुभयो, “यी मानिसहरूले तपाईंको विस्द्धमा धेरै बोले। आफ्नो विस्द्धमा आफ्नो यस्तो आरोपहरूको विस्द्धमा तपाईंको भन्नु पर्ने केही छ? के यी मानिसहरूले साँचो कुराहरू गरिरहेका छन्?”

61 तर येशू चुप चाप बस्नु भयो। उहाँले कुनै उत्तर दिनु भएन।

प्रधान पूजाहारीले उहाँलाई फेरि अर्को प्रश्न गरे: “के तपाईं परमधन्य परमेश्वरको पुत्र, ख्रीष्ट नै हुनुहुन्छ?”

62 येशूले जवाफ दिनुभयो, “हो, म नै परमेश्वरको पुत्र हुँ। तिमीहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने पट्टि बसेर स्वर्गको बादलसित आउँदै गरेको देखेछौ।”

63 जब प्रधान पूजाहारीले यो कुरा सुने, उनी खूबै रिसाए। उनले आफ्नो वस्त्र च्याते र भने, “हामीलाई अब अरु धेरै गवाहीहरूको आवश्यकता छ र?”

64 तिमीहरू सबैले यो मानिसले परमेश्वरको निन्दा गरेको सुन्यो। तिमीहरूको के निर्णय छ?”

सबैले येशूलाई भुल गरेको ठहराए। अनि मान्नु पर्छ भने।

65 त्यहाँ भएका कतिजनाले येशूलाई थुके। तिनीहरूले येशूको अन्हार छोपिदिए अनि उहाँलाई हिकाए। तिनीहरूले भने, “तपाईं अगमत्ता हो भनेर हामीलाई देखाउनुहोस्।” त्यसपछि पहरादारहरूले उहाँलाई लगे र कुटे।

येशूलाई चिन्डु भन्नु सुरुआत

(मती 26:66-75; लूका 22:53-62; यहन्ना 18:15-18, 25-27)

66 त्यति बेला पत्रूस आँगनमा नै थिए। प्रधान पूजाहारीको एकजना नोकरनी केटी त्यहाँ आई।

67 त्यसले पत्रूसलाई आगो तापे गरेको देखी। त्यो पत्रूसको नजिकै आएर हेरी। तब त्यो केटीले भनी, “नासरतको येशूसंग तिमी पनि थियौ?”

68 तर पत्रूसले यसो भन्दै इन्कार गरे। उनले भने “म जान्दिन अनि बुझ्दिन कि तिमीले के भनिरहेका छौ।” तब पत्रूस त्यो ठाउँ छोडेर आँगनको प्रवेशद्वारतिर गए। त्यसबेला भाले बास्यो।

69 त्यो नोकरनी केटीले उसलाई त्यहाँ देखी। फेरि त्यस केटीले त्यहाँ उभिरहेकाहरूलाई सोधी, “यो मानिस तिनीहरूमध्ये कै एकजना हो।”

70 फेरि पत्रूसले यी कुरा साँचो होइन भनेर भने।

केहीक्षण पछि, केही मानिसहरू जो त्यहाँ उभिरहेका थिए, पत्रूसलाई भने, “हामी तिमीलाई ती मध्येहरूको एकजना हो भनेर चिन्दछौ किनभने तिमी गालील बासी हो।”

71 त्यसपछि पत्रूसले धिक्कार्न लागे अनि उनले भने, “तिमीहरूले जुन मानिसको बारेमा कुरा गर्दैछौ तिनलाई म चिन्दिन परमेश्वरको नाममा शपथ खाँन्छु।”

72 अनि तुरुन्तै, दोस्रोपलट भाले बास्यो। त्यसपछि पत्रूसलाई येशूले भन्नु भएको अधिका कुराहरू सम्झन थाले, “दुईपलट भाले बासु अधिसम्म तिमीले मलाई चिन्दिन भनेर तीनपलट भन्ने छौ।” पत्रूस त्यसपछि खूबै दुःखित भए अनि स्न लागे।

15

पिलातस हाकीमद्वारा येशूप्रति प्रश्नहरू

(मती 27:1-2, 11-14; लूका 23:1-5; यहन्ना 18:28-38)

- 1 एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई साङ्गालेले बाँधे अनि पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
 2 पिलातसले येशूलाई सोधे, “के तिमी नै यहूदीहरूको राजा हो?”
 3 येशूले भन्नुभयो, “हो, त्यो सत्य हो।”
 4 मुख्य पूजाहारीहरूले उनी विषुद अनेकौं अभियोग लगाएका थिए।
 5 यसर्थ पिलातसले उनलाई फेरि एक प्रश्न गरे, “के तिमी जवाफ दिन चाहदैनौ? हेर तिमीमाथि कतिवटा अभियोगहरू लगाएका छन्?”
 6 तर येशूले उत्तर दिनु भएन। यसर्थ पिलातस एकदमै छक्क परे।

पिलातसद्वारा येशूलाई मुक्त गर्ने चेष्टा निष्फल

(मती 27:15-31; लुका 23:13-25; यहन्ना 18:39-19:16)

- 6 प्रत्येक वर्ष निस्तार चाडको समयमा कैदमा परेका एकजनालाई हाकीमद्वारा जेलबाट मुक्त गरिन्थ्यो। मानिसहरूले चाहेका कुनै पनि कैदीलाई उसले मुक्त गरिदिन्छ।

- 7 त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातसको कैदमा थियो। त्यसले दंडुगामा एउटाको हत्या गरेको थियो।
 8 मानिसहरू कहाँ आए अनि उहाँले सोधे गरे झैं एकजना कैदीलाई मुक्त गरिदिनु भनी आग्रह गरे।
 9 पिलातसले मानिसहरूलाई भने, “के तिमीहरूले यहूदीको राजालाई मैले छोडिदिएको चाहन्छौ?”
 10 पिलातसले यसो भने किनभने मुख्य पूजाहारीहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईष्याको कारणले हो भनी जान्थे।
 11 तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई येशूको सट्टामा बारब्बाको मुक्तिको माँग गर्नु भनी उक्साए।
 12 पिलातसले मानिसहरूलाई फेरि एकपल्ट सोधे, “तब यो मानिसलाई के गर्नुपर्ने जसलाई तिमीहरू यहूदीहरूका राजा भन्दछौ?”
 13 मानिसहरू फेरि चिच्याए, “उसलाई क्रूसमा टाँग्नुहोस्।”
 14 पिलातसले तिनीहरूलाई भने, “किन? उसले के त्यस्तो अपराध गरेको छ?”
 तर मानिसहरू झन्झर जोर-जोरसँग कराउन लागे, “उसलाई क्रूसमा टाँग्नुहोस्।”
 15 पिलातसले मानिसहरूलाई खुशी तुल्याउन चाहन्थे, यसर्थ उनले बारब्बालाई तिनीहरूको निम्ति छोडिदिए। अनि पिलातसले सिपाहीहरूलाई येशूलाई कोर्पा लगाउने हुक्म दिए। तब पिलातसले येशूलाई क्रूसमा टाँग्नका निम्ति सिपाहीहरूको हातमा जिम्मा दिए।
 16 पिलातसका सिपाहीहरूले येशूलाई महल भित्र (जसलाई प्रेटोरियम भनिन्छ) ल्याए। तिनीहरूले सबै रक्षकहरूलाई एकत्रित गरे।
 17 सिपाहीहरूले येशूलाई बेजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए।
 18 त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौं!”
 19 तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लठीले हिकोए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई टण्डवत गरे।
 20 उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बेजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाईदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झण्डयाउनलाई बाहिर ल्याए।

येशूलाई क्रूसमा झण्डयाएर मारियो

(मती 27:32-44; लुका 23:26-39; यहन्ना 19:17-19)

- 21 कुनेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र स्फसको बाबु शिमोन थिए। शिमोन आफ्नो खेतबाट फर्किरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे।
 22 तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छ: “खोपडीको स्थान”)
 23 गलगथाका सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूँ मिसाइएको थियो। तर येशूले पिउनु भएन।
 24 तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँग दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिन्ता गरे।
 25 तिनीहरूले येशूलाई क्रूसमा टाँदा बिहानी पखको नौ बजेको थियो।
 26 येशूको विस्मृता लगाइएको आरोपहरूको लिखित सूचना क्रूसमा थियो। सूचना पत्रमा भनिएको थियो: “यहूदीहरूका राजा।”
 27 तिनीहरूले दुइजना डाँकहरूलाई पनि क्रूसमा टाँगेका थिए। तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए।
 28 *
 29 ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाईं त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने?”
 30 अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैलाई बचाउनु होस्।”
 31 यस्तै प्रकारले मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गिज्याए। तिनीहरू एक अर्कामा भनिरहेका थिए, “उसले अरू मानिसहरूलाई बचायो। तर आफैलाई बचाउन सकेन।”
 32 यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रूसमा झण्ड्याईयो तिनीहरूले पनि उहाँको निन्दा गरे।

येशूको मृत्यु

(मती 27:45-56; लुका 23:44-49; यहन्ना 19:28-30)

- 33 मध्याह्नको बेला सारा देशमा अन्धकार भयो। अन्धकार तीनबजे सम्म लगातार रहयो।
 34 ठीक तीनबजे येशू ठूलो स्वरमा चिच्याउनु भयो, “एलोई, एलोई, लामा सबखथनी!” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन एकलै छोडनुभयो?”
 35 त्यहाँ उभिरहेका केही मानिसहरूले यो सुने। तिनीहरूले भने, “सुन! उहाँले एलियालाई बोलाइरहनु भएको छ।”
 36 तसर्थ एकजना मानिस दण्डेर गयो अनि एउटा स्पन्ज लिएर आयो। त्यस मानिसले स्पन्जमा सिर्का भयो अनि एउटा लठीमा लगाएर उसले येशूलाई पिउन दियो। त्यस मानिसले भन्यो, “अब हामी पखौं अनि हेरौं एलिया आएर उहाँलाई क्रूसबाट तल ओराल्ने हुन् कि होइनन्।”
 37 तब येशू ठूलो स्वरले चिच्याउनु भयो अनि प्राण त्याग्नुभयो।
 38 जब येशू मर्नु भयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुइ टुक्रा भएर आफै च्यातियो।

* 15:28: केही ग्रीक लिपि अनुसार पद 28 यस्तोछ: “अनि धर्माशास्त्रको कुरा पुर्ण भयो, धर्माशास्त्र ले यसरी भन्छ ‘उहाँलाई अपराधीहरूको साथमा राखिएको थियो।’ ”

39 सिपाहीको अधिकारी जो येशुको अधि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन।”
 40 केही स्त्रीहरू केही पर उभिएर क्रूसतर्फ हेरिरहेका थिए। तिनीहरूमध्ये मद्दलिनी मरियम, सलोमी, अनि याकूब र यूसुफकी आमा मरियम पनि त्यही थिईन्। (याकूब उनको कान्छो छोरो थियो)
 41 ती स्त्रीहरू तिनी थिए जसले गालीत्सम्म येशुको साथ दिएका थिए अनि उहाँको देखभाल गरेका थिए। अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू पनि येशुसँगै यरूशलेममा आएका थिए।

येशु गाडिनु भयो

(मती 27:57-61; लुका 23:50-56; यहून्ना 19:38-42)

42 यो दिनलाई तयारीको दिन भनिन्थ्यो। (जसको अर्थ हो विश्राम दिनको अघिल्लो दिन) रात पर्दै थियो।
 43 अरमथियाको यूसुफ नाम गरेका एकजना मानिस साहसपूर्वक पिलातस कहाँ गए अनि येशुको लाशको लागि विन्ति गरे। यूसुफ यहूदी महासाभको एक प्रभावशाली सदस्य थिए। मानिसहरूमध्ये तिनी नै एकजना यस्ता मानिस थिए जसले परमेश्वरको राज्य आउने बाटो हेर्दैथिए।
 44 येशु अघिनै मरिसक्नु भयो भन्ने सुनेर पिलातस छक्क परे। येशुलाई रक्षा गरिरहेको सैनिक अधिकारीलाई तिनले बोलाए। पिलातसले येशु अघिनै मरि सके भनी उसलाई सोधे।
 45 अनि सैनिक अधिकारीले पिलातसलाई येशु अघिनै मरिसकेको कुरा सुनाए। यसकारण पिलातसले यूसुफलाई नै उहाँको लाश लैजाने अनुमति दिए।
 46 यूसुफले केही मलमलको लुगा किनेका थिए। तिनले क्रूसबाट उहाँलाई ओह्नाले अनि त्यो लुगामा उहाँलाई बेहे। त्यसपछि यूसुफले चट्टान खोपेर बनाएको एउटा चिहानमा उहाँलाई राखे। तब चिहानको द्वारा बन्द गर्नलाई एउटा चट्टान उनले पल्टाए।
 47 मद्दलिनी मरियम, र यूसुफकी आमा मरियमले त्यो स्थान देखे जहाँ येशुलाई पुरियो।

16

येशु मृत्युबाट बौरी उठेको समाचार

(मती 28:1-8; लुका 24:1-12; यहून्ना 20:1-10)

1 विश्राम दिनको अर्कोदिन, मद्दलिनी मरियम, सुगन्धित द्रव्यहरू किने। तिनीहरूले ती सुगन्धित द्रव्यहरू येशुको शरीरमा लगाउनदिन चाहन्थे।
 2 हाम्रो पहिलो दिनको बिहानै, तिनीहरू चिहानमा गएरहेका थिए। यसबेलासम्म घाम झल्केकै थिएन।
 3 ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदला?”
 4 जब स्त्रीहरूले देखे, तिनीहरूले ढुङ्गा हटाईएको पाए। त्यो ढुङ्गा अति ठूलो थियो, तर ढोकामाबाट यसलाई पल्टाईको थियो।
 5 तिनीहरू चिहान भित्र गए। त्यहाँ तिनीहरूले एकजना सेतो वस्त्र लाएको जवान मानिस लाई चिहानको दाहिने पट्टि बसिरहेको देखे। ती स्त्रीहरू डराए।
 6 उनले भने, “डराउनु पर्दैन। तिमीहरूले नासतको येशुलाई, खोजिरहेछौ जसलाई क्रूसमा टाँगेका थिए। उहाँ मृत्युबाट बौरी उठनु भएको छ। उहाँ यहाँ हुनुहुन्छ। हेर, यहाँ त्यो स्थान छ जहाँ उहाँलाई मृत्यु पछि राखिएको थियो।
 7 अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर। अनि पन्सलाई पनि भनिदेऊ। तिनीहरूलाई भनिदेऊ, येशु गालील जानु भइरहेकोछ। तिनीहरू पुनु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ। उहाँले अधिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ।”
 8 ती स्त्रीहरू खुबै डराए अनि अल्मलमा परे। तिनीहरूले चिहान छोडे, अनि दगुरे। डरको कारणले के घट्टना भएको थियो त्यस बारे तिनीहरूले कसैलाई केही भनेनन्।

(प्रस्तुत पुस्तकमा मर्कसको केही पुराना यत्नानी प्रतिलिपीहरू यहाँ शेष हुन्छ।)

केही चेलाहरूले येशुलाई देखेछन्

(मती 28:9-10; यहून्ना 20:11-18; लुका 24:13-35)

9 हमाहको पहिलो दिनमा येशु मृत्युबाट बौरी उठ्नु भयो। उहाँ पहिले मरियम मद्दलिनीसित देखापर्नु भयो। जसबाट उहाँले सात भूतहरू निकाल्नु भएको थियो।
 10 जब उनले येशुलाई देखिन, तिनी गर्इन् अनि उहाँका चेलाहरूलाई भनिन्। उहाँका चेलाहरू उहाँका निम्ति दुःखी भएर विलाप अनि रोई-कराई गरिरहेका थिए।
 11 मरियमले येशु जीवित नै हुनुहुन्छ भनेर खबर गरिन् अनि उनीले उहाँलाई देखे भनी तिनीहरूलाई भनिन्। तर चेलाहरू उनलाई विश्वास गरेनन्।
 12 त्यसपछि ती दुइ बाहिर खेतमा हिंडिरहेका बेला उहाँ तिनीहरूकहाँ अधि अर्को रूपमा देखा पर्नुभयो। तर उहाँलाई मारिनु अधिको समयको जस्तो देखिनुहुन्थेन।
 13 ती चेलाहरू फर्केर गए, अनि अरू चेलाहरूलाई यी कुराहरू वर्ण गरे। तर तिनीहरूले पनि विश्वास गरेनन्।

येशुले प्रेरितहरूसँग कुराकानी गर्नु भयो

(मती 28:16-20; लुका 24:36-49; यहून्ना 20:19-23, प्रेरित 1:6-8)

14 त्यसपछि आफ्ना एघारजना चेलाहरूको अधि देखापर्नु भयो जब तिनीहरू खँदैथिए। येशुले तिनीहरूमा विश्वास कम भएकोमा अनि जसले उहाँलाई बौरी उठेको देखेर दिएको समाचारमा विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनु भयो।
 15 येशुले चेलाहरूलाई भन्नुभयो, “सारा संसारको हरेक स्थानमा जाऊ र प्रत्येकलाई सुसमाचार प्रचार गर।
 16 जसले विश्वास गर्छ अनि बस्तिमा लिन्छ त्यो बाँच्ने छ। तर जसले विश्वास गर्दैन भने दोषी हुनेछ।
 17 अनि विश्वास गर्ने मानिसहरूले प्रमाणिका निम्ति यी कुराहरू गर्नुहुन्छन्। तिनीहरूले भूतहरू मेरो नाउँमा भगाउने छन्। तिनीहरूले कहिल्यै नसिकेका भाषाहरू बोल्नेछन्।
 18 तिनीहरूले यदि सर्पहरू समाते पनि तिनीहरूलाई त्यसको विष लाग्दैन। यदि तिनीहरूले घात विष पिए पनि तिनीहरूलाई कुनै हानि हुनेछैन। यदि तिनीहरूले आफ्ना हात रोगीहरू माथि राखे भने तिनीहरू निको हुनेछन्।”

येशुको स्वर्गारोहण

(लुका 24:50-53; प्रेरित 1:9-11)

19 यी सबै तिनीहरूसित बोलीसक्नु भएपछि प्रभु येशुलाई स्वर्गतिर लगियो। त्यहाँ येशु परमेश्वरको दाहिनेपट्टि बस्नु भयो।

20 चेलाहरू पृथ्वीको सबै कुनामा गए, अनि सु-समाचार प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई सहायता गर्नुभयो अनि आश्चर्यकर्म गर्ने शक्ति चेलाहरूलाई दिइएकाले सुसमाचारको प्रमाण भयो।

लूकाको सुसमाचार

येशुको जीवन बारेमा लूका लेख्छन्

1 प्रिय थियोफिलसः

किनभने धेरै मानिसहरूले हाम्रा बीचमा घटेका घटनाहरूको बिषयमा इतिहास लेख्ने चेष्टा गरेका छन्।

2 तिनीहरूले ती कुराहरू नै लेखेका छन् जुन कुराहरू शुरुदेखि नै हामीलाई ती मानिसहरू जो साक्षीहरू र परमेश्वरका संदेशको सेवकहरूले बताउँदै आएका छन्।

3 हे माननीय म आफैले शुरुदेखि नै होशियार साथ सबै कुराहरूको अध्ययन गरेको छु। त्यसैले, मैले सोचेँ मैले पनि तिमाहरूको लागि क्रमानुसार यी कुराहरू लेख्ने पर्छ। यसैले, मैले

4 तिमीहरूलाई बुझाउनको लागि जुन तिमीहरूले सिकेकाछौ त्यही कुराहरू नै सत्य हो भन्न, मैले यी कुराहरू लेखेको छु।

जकरिया अनि इलीशिबा

5 यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो।

6 ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मा आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए।

7 तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बूढ भइसकेका थिए।

8 जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भए गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो।

9 पूजाहारीहरूले सधैं एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो।

10 त्यहाँ जम्मा उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए।

11 त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए।

12 जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए।

13 ती स्वर्गदूतले जकरियालाई भने, “जकरिया, नडराऊ। तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएकोछ। तिम्री पत्नी इलीशिबाले एउटा पुत्र जन्म दिनेछिन्। उनको नाउँ तिमीले यहूना राखिदिनु।

14 तिनले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै-धेरै मानिसहरूमा सुख ल्याउनेछ।

15 परमप्रभुको सामुने यहूना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैनन्। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्।

16 “तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतिर खिँच्ने माध्यम हुनेछन्।

17 तिनी आफै अग्रदूत झैं परमप्रभुको अघि अघि जानेछन्। एलिया जस्तै तिनी पनि शक्ति सम्पन्न मानिस हुनेछन्। एलियामा भएकै आत्मा उनमा पनि हुनेछ। बाबूहरू र छोरा-छोरीहरू मात्र उनले नै शान्ति बनाई राख्नेछन्। तिनीहरू जसले परमेश्वरको आज्ञा पालन गर्दैनन् त्यस्ताहरूलाई धार्मिक मानिसहरूलाई जस्तै सोच्ने बानउनेछन्। परमप्रभुको आगमनका निम्ति मानिसहरूलाई उनले नै तयारी पार्नेछन्।”

18 जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा साँच्चो हो भनेर म कसरी निश्चित हुनु? म एउटा बूढो मानिस हुँ, अनि मेरी पत्नी पनि बूढी नै छिन्?”

19 ती स्वर्गदूतले जवाफ दिए, “म गाब्रिएल हुँ। म परमेश्वरको अघि खडा रहन्छु। परमेश्वरले नै मलाई तिमीसित कुरा गर्न र दिने खुशीको सुसमाचार दिन पठाउनु भएको हो।

20 अब सुन। यी कुराहरू पुरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किन? किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैनौ।”

21 बाहिरपट्टि, मानिसहरूले जकरियालाई पर्खिरहेका थिए। मन्दिरमा यति लामो समय सम्म बसेको देखेर तिनीहरू छक्क परिरहेका थिए।

22 त्यसपछि जकरिया बाहिर आए, तर उनी बोल्न नसक्ने भएका थिए। उनी ती मानिसहरूका अघि देखा मात्र पर्न सक्थे। तब तिनीहरूले उनले मन्दिरभित्र केही दर्शन पाएको चाल पाए। उनले तिनीहरूसित इशारा मात्र गरिरहे अनि लाटा झैं बसिरहे।

23 जब जकरियाको सेवाको दिन पूरा भयो, तिनी आफ्नो घरतिर लागे।

24 केही समय पछि जकरियाको पत्नी इलीशिबा गर्भवती भइन्। अनि पाँच महिनासम्म उनी घरदेखि बाहिर निस्किएन्। इलीशिबाले भनिन्,

25 “हेर, मलाई परमप्रभुले के गर्नुभएको छ। उहाँले मेरो एउटा नानी जन्मियोस भनी निर्णय लिनु भयो। परमप्रभुले ममाथि यति कृपा गर्नु भयो कि अब उसो मानिसहरूको सामुनेबाट मलाई लाज मुक्त पार्नु भयो।”

कन्या मरियम

26-27 इलीशिबाको छेटौँ महिनामा, गालीको एउटा शहर नासरतामा बस्ने एउटी कन्याकाहाँ परमेश्वरले एउटा गाब्रिएल नाउँ गरेको दूतलाई पठाउनु भयो। तिनी दाऊदको परिवारको यसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिईन्। ती कन्याको नाउँ मरियम थियो।

28 ती स्वर्गदूत मरियमकाहाँ गए अनि भने, “शुभकामना छ। परमप्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खूबै प्रिय छौ।”

29 तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खूबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?”

30 ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ।

31 मुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु।

32 उहाँ महान हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।

33 उहाँले याकुबका घरानामाथि सधैँका लागि शासन गर्नुहुनेछ। येशुको राज्यको अन्त्य काहिल्यै हुनेछैन।”

34 मरियमले ती स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, यस्तो कसरी हुन सक्छ?”

35 ती स्वर्गदूतले मरियमलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई ढाक्नेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनु हुनेछ।

36 यस विषयमा ध्यान देऊ: तिमी आफन्त इलीशिबा पनि गर्भवती छिन् तिनको अवस्था बढ्दु अनि बाँझी कहलाइएता पनि अहिले तिनी छ महीनाबाट गर्भवती भएकी छिन्।

37 किनभने परमेश्वरमा जे कुरा पनि सम्भव छ।”

38 मरियमले भनिन् “म परमप्रभुकी दासी हूँ। तपाईंले भने जस्तो ममाथि हुनदिनुहोस्।” त्यसपछि दूत उनीबाट विदा भए।

जकरिया र इलीशिबासँग मरियमको भ्रमण

39 लगत्तै मरियम तयारी भइन् अनि यहूदिया गाउँको पहाडी शहरमा हतारिएर गईन्।

40 तिनी जकरियाको घरमा गईन् अनि इलीशिबालाई शुभकामना दिईन्।

41 जब इलीशिबाले मरियमको शुभकामना सुनिन्, तब तिनको गर्भको नानी उफ्रियो। अनि इलीशिबा पवित्र आत्माद्वारा भरिपूर्ण भइन्।

42 तिनले जोरले चिच्याएर भनीन्, “अरू झैँहरूलाई भन्दा परमेश्वरले तिमीलाई धेरै आशीर्वाद दिनुभएकोछ। अनि गर्भमा रहेको नानी पनि त्यस्तै अनुग्रहित छ।

43 यस्तो कसरी हुन सक्थो कि मेरा परमप्रभुकि आमा मेरोमा आउनु पर्यो?

44 जब मैले तिमी अविवादन सुने, मेरो गर्भमा भएको बालक हर्षले उफ्रियो।

45 तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।”

मरियमद्वारा परमेश्वरको प्रशंसा

46 त्यसपछि मरियमले भनिन्,

47 “मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ,
अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ।

48 किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो।

अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,

49 किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति दुला कार्यहरू गर्नुभएको छ।
उहाँको नाउँ पवित्र होस्।

50 जसले परमेश्वरलाई उपासना गर्छ उसको पुस्तौँ सम्म उहाँ दयालु हुनुहुन्छ।

51 उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ।

उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ।

52 उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ,
अनि नम्रहरूलाई उचाल्नु भएकोछ।

53 उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ,

तर स्वार्थी र धनीहरूलाई रिउँते हात पठाई दिनु भएकोछ।

54 उहाँ आफ्नो दास इम्राएललाई सहायता गर्न आउनु भएकोछ।

उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ।

55 उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।”

56 मरियम इलीशिबासंग प्रायः तीन महीनासम्म बसिन्। त्यसपछि घर फर्किन्।

यहून्नाको जन्म

57 इलीशिबाको सुत्केरी हुने समय भयो अनि तिनले एउटा छोरो जन्माइन्।

58 तिनका छिमेकीहरू र आफन्तहरूले तिनीप्रति परमप्रभु परमेश्वरले अति नै अनुग्रह देखाएको सुनेका थिए। तिनीहरू मरियमसंग खूशी थिए।

59 बालक आठ दिनको भएपछि तिनीहरू उसको खतना गर्न आए। तिनीहरूले उसको नाउँ जकरिया राख्न चाहान्थे किनभने यो उसकै बाबुको नाउँ थियो।

60 तर उसकी आमाको भनिन्, “होइन, उसको नाउँ यहून्ना हुनेछ।”

61 मानसहरूले इलीशिबालाई भने, “तर तिमीहरूको परिवारमा यस्तो नाउँ भएको कोही छैन।”

62 त्यसपछि तिनीहरूले तिनका बाबुलाई संकेत गरे, “तिमीले यसको नाउँ के राख्ने इच्छा गरेका छौ?” भनिसोधे।

63 जकरियाले केही लेख्न पाटी माँग्यो। तब उसले लेखिदिए, “उसको नाउँ यहून्ना हो।” तिनीहरू छक्क परे।

64 त्यही बेला जकरियाको मुख खोलियो। उसको जिन्नो फुट्यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे।

65 अनि उनको सबै छिमेकीहरू डराए। यहूदियाको पहाडी क्षेत्रका बासिन्दाहरू यस विषयमा कुराहरू गर्न थाले।

66 जन्मै मानिसहरू ज-जसले यी कुराहरू सुने तिनीहरू निकै प्रभावित भए “यो केटो पछि के बनिन्छ होला भनेर सोचन थाले?” परमप्रभु त्यस बालकसित हुनाले त्यस्तो सोचिएको थियो।

जकरियाद्वारा परमेश्वरको प्रशंसा

67 त्यसपछि यहून्नाको बाबु जकरियामा पवित्र आत्मा आउनु भयो। अनि तिनले यस्तो अगमवाणी दिन थाले:

68 “इम्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर।

कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।

69 परमेश्वरकै सेवक दाऊदका बंशबाट

उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।

70 उहाँले भन्नु भएको थियो कि उहाँले यी सब गर्नु हुनेछ।

धेरै अघिने उहाँका पवित्र अगमवक्ताहरूबाट उहाँले यी सब कुराहरू भन्नु भएको हो।

71 उहाले हामीलाई शत्रुहरूदेखि,

- अनि हामीलाई घृणागर्ने शक्तिहरूदेखि जोगाउनु भएको छ।
 72 उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ।
 उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ।
 73 उहाँले हाम्रा पुर्खा अब्राहामको अधि शपथ खानु भएको थियो की
 74 उहाँले हामीलाई हाम्रो शत्रुहरूको पञ्जाबाट स्वतन्त्र राख्ने शपथ लिनु भएकोछ,
 औ हामीलाई निर्भयपूर्वक उहाँको सेवामा राख्नु हुनेछ।
 75 जब सम्म हामी जीवित रहन्छौ हामी पवित्र अनि परमेश्वर अधि सही मार्गमा रहनेछौं।
 76 “ए बालक, अब तिमी, महा-महिमाको आगमवक्ता कहलाइनेछौ।
 उहाँको आगमनको मार्ग तयारी पार्न तिमी सर्वप्रथम परमेश्वरको अधि जानेछौ।
 77 तिमीले उहाँका मानिसहरूलाई तिनीहरूको पापहरूबाट क्षमा पाए कसरी बाँच्ने त्यो बुझाउनेछौ।
 78 “परमेश्वरको प्रेमपूर्ण करुणा पाए,
 हामीमा स्वर्गबाट एउटा नयाँ उज्यालो ज्योति चम्कनेछ।
 79 उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मद्दत गर्नु हुनेछ।
 उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”
 80 यसरी नै ती बालक बढ्दै गए र आत्मामा शक्तिमान हुँदै गए। जबसम्म इब्राएलमा मानिसहरूलाई शिक्षा दिन तिनी आएनन् त्यतिबेला सम्म यहून्ना मानिसहरूदेखि टाडा भए बसे।

2

येशूको जन्म

(मती 1:18-25)

- 1 त्यसैबेला अगास्टस सिजरले रोमको अधिनमा रहेका सबै देशहरूलाई एउटा आदेश पठाए। त्यो आदेश अनुसार जम्मै मानिसले आफ्नो नाउँ पंञ्जिकृत गराउनु पर्थ्यो।
 2 यो नै पहिलो पल्टको यस्तो जनगणना थियो। कुरेनियस सिरयाको राज्यपाल हुँदा यो भएको हो।
 3 जम्मै मानिसहरू आफ्नो शहरहरूमा नाउँ पंञ्जिकृत गराउन गए।
 4 यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो।
 5 यूसुफ पंञ्जिकरणको लागि मरियमसँगै गए किनभने मरियमसँग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिईन्।
 6 यूसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो।
 7 अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा ङुँडमा सुताइन्।
 येशूको बारेमा केही गोठालाहरूले सुने
 8 त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेडाहरू हेरचाह गरिरहेका थिए।
 9 परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अधि उभिए। परमप्रभुको महिमा तिनीहरूको चौरैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए।
 10 तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्नु लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त हर्षित तुल्याउनेछ।
 11 किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ खीष्ट, प्रभु हुनुहुन्छ।
 12 उहाँलाई तिमीहरूले यसरी चिन्नेछौ: तिमीहरूले एउटा बालकलाई लुगाले बेहेको र ङुँडमा सुतिरहेको भेट्नुनेछौ।”
 13 त्यसपछि अचानक अनगन्ति स्वर्गिय दूतहरू पहिलो दूतसँग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका थिए,
 14 “स्वर्गमा परमेश्वरलाई महिमा,
 अनि जति मानिसहरूसँग परमेश्वर खूशी हुनुहुन्छ तिनीहरूमा शान्ति रहोस्।”

- 15 ती स्वर्गदूतहरूले गोठालाहरूलाई छोडे अनि स्वर्गतिर प्रस्थान गरे। गोठालाहरूले आपसमा कुरा गरे, “अब हामी बेतलेहेम जाऊं, अनि के भएको छ हेरौं जसको विषयमा परमप्रभु परमेश्वरले हामीलाई थाहा दिनु भएको छ।”
 16 तिनीहरू हतारहतार त्यहाँ गए अनि मरियम र यूसुफलाई भेटे अनि बालक ङुँडमा सुतिरहेको थियो।
 17 गोठालाहरूले बालकलाई देखे। तब तिनीहरूले यो बालकको विषयमा स्वर्गदूतले जे भनेका थिए सुनाए।
 18 गोठालाहरूको कुरा सुनेर सबै छक्क परे।
 19 मरियमले यी सबै कुराहरू आफ्नै हृदयमा राखिन र ती विषयहरूमा सोचिरहिन्।
 20 गोठालाहरूले तिनीहरूले देखेका र सुनेका घटनाहरूका निम्ति परमेश्वरप्रति प्रशंसा गर्दै र महिमा गाउँदै आफ्ना भेडाहरू भएको ठाँउमा फर्के। स्वर्गदूतले तिनीहरूलाई वर्णन गरे झैं सबै सत्य सावित भयो।
 21 जब बालक आठ दिनको भयो, उसको खतना गरियो अनि येशू नाउँ राखियो। यो त्यही नाउँ हो जुन बालक गर्भमा आउनअघि नै स्वर्गदूतले भनेका थियो।

येशूलाई मन्दिरमा समर्पण

- 22 मोशाको व्यवस्था अनुसार जब मरियम र येशूलाई चोख्याउने दिन आइपुग्यो तिनीहरूले बालकलाई परमप्रभु अधि समर्पण गराउन यरूशलेम लगे।

23 परमप्रभुको व्यवस्थामा यस्तो लेखिएको छ: “यदि कुनै परिवारमा पहिलो सन्तान पुस्र जन्मे ऊ परमप्रभुको निम्ति ‘पवित्र मानिन्छ।’ ”*
 24 अनि, “तिमीले एक जोडी ढुकुर अथवा एक जोडी बच्चा परेवा बलिदान स्वस्व प्रदान गर्नुपर्छ।” अनि यसकारण परमप्रभुको व्यवस्था अनुसार यो बलिदान प्रदान गर्न यस्शलेममा गए।

शिमियोनले येशुलाई देखे

25 शिमियोन नाउँ गरेको एकजना मानिस यस्शलेममा बस्थे। उनी भक्त र खूबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थ्यो।

26 परमप्रभु ख्रीष्टलाई नदेखे सम्म तिमी मर्नेछैनौ भनेर उनलाई पवित्र आत्माले भन्नु भएको थियो।

27 आत्माले तिनलाई डोर्याउँदै मन्दिरमा आए। यहूदी नियम अनुसार जे गर्नु पर्ने थियो त्यही गर्नलाई येशूकी आमा र बाबुले बालकलाई मन्दिरमा ल्याए।

28 शिमियोनले आफ्नो काखमा बालक लिए अनि परमेश्वरलाई प्रशंसा गरे अनि भने:

29 “अब, हे परमप्रभु, आफ्नो वचन अनुसार, तपाईंको दासलाई, शान्ति संग विदा दिनुहोस्।

30 किनभने मेरा आँखले तपाईंको उद्धार देखेकाछुन।

31 जो तपाईंले नै समस्त राष्ट्रहरूको अधि तयार पार्नुभएको हो।

32 तपाईंको पथ प्रदर्शनमा गैर-यहूदीहरूको लागि उनी नै प्रकाश हुन।

उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछुन।”

33 उनको विषयमा शिमियोनले यस्तो कुरा गरेको देखेर येशूको आमा बाबु छक्क परे।

34 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियमलाई भने, “यो बालक इस्राएलमा धैरेजको उत्थान र पतनको कारण हुनेछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ।

35 यसकारण धैरे मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ।”

हन्नाले येशुलाई देखिन

36 हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यही मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन्। हन्ना धैरे बूढी भइसकेकी थिईन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात वर्ष मात्र बिताइन्।

37 त्यसपछि तिनको लोभने मरेको थियो अनि तिनी विधवा भएकी थिईन् औ अहिले तिनी चौरासी वर्ष पुगेकी थिईन्। हन्ना सधैँ मन्दिरमा रहन्थिन्। उनी कहीं जाँदैन थिईन्। रात दिन उपावास र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधना गर्थिन्।

38 ठीक समयमा तिनी त्यो बालकको आमा बाबुकहाँ आई पुगिन् औ परमेश्वरलाई धन्यवाद दिन थालिन्। ती जम्मै ज-जसले यस्शलेमको उद्धारको निम्ति अपेक्षा गरिरहेका थिए तिनीहरूसंग उनको विषयमा बात गरिन्।

यसुफ र मरियम घर फर्किए

39 यसुफ र मरियमले परमप्रभुको व्यवस्था अनुसार सबै काम सिद्धाए अनि तिनीहरू गालीलको आफ्नै शहर नासरतमा गए।

40 सानो बालक दिनप्रति दिन बढ्दै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो।

येशूको बाल्यपन

41 निस्तार चाडको बेला प्रत्येक वर्ष नै येशूको आमा बाबु यस्शलेम जाने गर्थे।

42 जब येशू बाह्र वर्षको हुनुभयो, सधैँ झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए।

43 जब भोज सिद्धियो तिनीहरू घर फर्किरहेका थिए। तर बालक येशू यस्शलेममा नै बसु भयो। उहाँको विषयमा आमा-बाबुलाई केही थाहा भएन।

44 तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसंग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिँडीरहे। तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे

45 तर यसुफ र मरियमले उहाँलाई तिनीहरू बीचमा नदेख्दा तिनीहरू उहाँलाई खोज्न यस्शलेम फर्के।

46 तीय दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसंग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो।

47 ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए।

48 जब उहाँका आमा-बाबुले उहाँलाई भेटे तिनीहरू आश्चर्य चकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, “पुत्र, तिमीले हामीलाई किन यसो गर्थौ? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौं।”

49 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहाँ रहनु पर्छ?”

50 तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्।

51 तब येशू तिनीहरूसँगै नासरत जानु भयो। उहाँले आफ्ना आमाबाबुले भनेका सबै कुराहरू मान्नु भयो। तर उहाँकी आमाले भने अझै त्यही कुराहरू नै मनमा राखिरहेकी थिईन्।

52 येशू शारीरिक रूपमा र बुद्धिमा बढ्दै हुनुहुन्थ्यो अनि परमेश्वर र मानिसहरूबाट अनुग्रह पाइरहनु भएको थियो।

3

यहूनाको प्रचार

(मती 3:1-12; मर्कस 1:1-8; यहूना 119-28)

1 सिजर टिबेरियसको पन्ध्रौ वर्षमा:

पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए;

अनि हेरोद गालीलका शासक थिए;

* 2:23: “यदि ... ‘पवित्र मानिन्छ’ ” हेर्नेस प्रस्थान 13:2, 12

तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए
अनि लुसानियास, अबलेनका शासक थिए।

- 2 जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए।
3 तिनी यर्दन नदीको वरिपरिको जमै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बमिसमा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए।
4 यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयो:

“उजाड स्थानमा कराइहेको आवाज:

‘परमप्रभुका निम्ति मार्ग तयार पार।

उहाँको पथहरू सोझो पार।

5 प्रत्येक खाल्डा पुरिनेछ,

अनि होरेक डाँडा र ढिस्का सम्म पारिनेछ,

अष्टेरा बाटोहरू समतल पारिनेछन,

अनि दुर्गम बाटोहरू सहज बनाइन्छन!

6 सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्!”

यशैया 40:3-5

7 यूहन्नाद्वारा बमिसमा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू साँपहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो?

8 तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।

9 रूखहरू काट्नलाई बन्चरो पनि तयार छ। प्रत्येक रूख जसले असल फल फलाउँदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।”

10 मानिसहरूले यूहन्नालाई सोधे, “हामीले के गर्नु पर्ने हो?”

11 यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अस्लाई बाँड।”

12 कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बमिसमालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?”

13 यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्दा ज्यादा कर नउठाऊ।”

14 कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?”

यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झूटो नबोले। आफुले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।”

15 सबै मानिसहरू छिडि आउनु हुन्छ भन्ने प्रतिक्रिया थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरूले सोचे, “के उहाँनै ख्रीष्ट हुनुहुन्छ त?”

16 यूहन्नाले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वारा बमिसमा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जस्ताको फिन्ता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बमिसमा गर्नु हुनेछ।

17 उहाँ खला सफा पार्न तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नलाई भुसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नलाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै निभने आगोमा जलाइदिनु हुनेछ।”

18 त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कुराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचारहरू लगातार सुनाउन थाले।

यूहन्नाको काम कसरी समाप्त भयो

19 हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दृष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए।

20 हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई इयालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो।

यूहन्नाद्वारा येशूको बमिसमा

(मती 3:13-17; मार्कुस 1:9-11)

21 जब सबै मानिसहरूलाई बमिसमा गराइयो, येशू पनि आउनु भयो अनि बमिसमा लिनु भयो। येशूले प्रार्थना गरिरहनुभएको बेला आकाश खोलियो।

22 अनि शारीरिक रूपमा ढुकुर झै उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसँग अत्यन्त आनन्दित छु।”

यूसुफको पारिवारिक इतिहास

(मती 1:1-17)

23 जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस वर्ष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ।

यूसुफ एलीका पुत्र थिए।

24 एली मत्तातका पुत्र थिए।

मत्तात लेवीका पुत्र थिए।

लेवी मल्कीका पुत्र थिए।

मल्की यान्नाका पुत्र थिए।

यान्ना यूसुफका पुत्र थिए।

25 यूसुफ मत्ताथियसका पुत्र थिए।

मत्ताथियास आमोसका पुत्र थिए।

आमोस नहमका पुत्र थिए।

नहम इसलीका पुत्र थिए।
 इसली नगैका पुत्र थिए।
 26 नगै माथका पुत्र थिए।
 माथ मत्ताथियासका पुत्र थिए।
 मत्ताथियास सेमैनका पुत्र थिए।
 सेमैन योसेखका पुत्र थिए।
 योसेख योदाका पुत्र थिए।
 27 योदा योआननका पुत्र थिए।
 योआनन रेसाका पुत्र थिए।
 रेसा यरूबाबेल का पुत्र थिए।
 यरूबाबेल शालतिएलका पुत्र थिए।
 शालतिएल नेरीका पुत्र थिए।
 28 नेरी मल्कीका पुत्र थिए।
 मल्की अद्दीका पुत्र थिए।
 अद्दी कोसामका पुत्र थिए।
 कोसाम एलमादमका पुत्र थिए।
 एलमादम एका पुत्र थिए।
 29 एर यहोशका पुत्र थिए।
 यहोश एलिएजरका पुत्र थिए।
 एलिएजर योरीमका पुत्र थिए।
 योरीम मत्तातका पुत्र थिए।
 मत्तात लेवीका पुत्र थिए।
 30 लेवी शिमियोनका पुत्र थिए।
 शिमियोन यहदाका पुत्र थिए।
 यहदा यूसुफका पुत्र थिए।
 यूसुफ योनानका पुत्र थिए।
 योनान एल्याकीमका पुत्र थिए।
 31 एल्याकीम मलेआका पुत्र थिए।
 मलेआ भिन्नाका पुत्र थिए।
 भिन्ना मत्ताथाका पुत्र थिए।
 मत्ताथा नातानका पुत्र थिए।
 नातान दाऊदका पुत्र थिए।
 32 दाऊद यिशैका पुत्र थिए।
 यिशै ओबेदका पुत्र थिए।
 ओबेद बोअजका पुत्र थिए।
 बोअज सल्मोनका पुत्र थिए।
 सल्मोन नहशोनका पुत्र थिए।
 33 नहशोम अम्मीनादबका पुत्र थिए।
 अम्मीनादाब आरामका पुत्र थिए।
 आराम हेसोनका पुत्र थिए।
 हेसोन फारेसका पुत्र थिए।
 फारेस यहदाका पुत्र थिए।
 34 यहदा याकूबका पुत्र थिए।
 याकूब इसहाकका पुत्र थिए।
 इसहाक अब्राहामका पुत्र थिए।
 अब्राहाम तेरहका पुत्र थिए।
 तेरह नाहोरका पुत्र थिए।
 35 नाहोर सरूगका पुत्र थिए।
 सरूग रऊका पुत्र थिए।
 रऊ पेलेगका पुत्र थिए।
 पेलेग एबेरका पुत्र थिए।
 एबेर शेलहका पुत्र थिए।
 36 शेलह केनानक पुत्र थिए।
 केनान अर्षक्षदक पुत्र थिए।
 अर्षक्षदक शेमका पुत्र थिए।
 शेम नूहका पुत्र थिए।
 नूह लेमेखका पुत्र थिए।
 37 लेमेख मत्शेलहका पुत्र थिए।
 मत्शेलह हनोकका पुत्र थिए।
 हनोक येरेदका पुत्र थिए।
 येरेद महलालेलका पुत्र थिए।

महलालेल केनानका पुत्र थिए।
 38 केनान एनोशका पुत्र थिए।
 एनोश शेतका पुत्र थिए।
 शेत आदमका पुत्र थिए।
 आदम परमेश्वरका पुत्र थिए।

4

शैतानद्वारा येशूप्रति परिक्षा

(मती 4:1-11; मर्कुस 1:12-13)

- 1 येशू यर्दन नदीदिखि फकिन्नुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थ्यो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो।
- 2 त्यहाँ चालीस दिनसम्म उहाँलाई शैतानले परिक्षा लियो। उहाँले त्यसबेला केही पनि खातु भएन। जब ती दिनहरू बिते, उहाँ खुबै भोकाउनु भयो।
- 3 शैतानले उहाँलाई भन्यो, “यदि तिमी परमेश्वरको पुत्र हो भने, यो ढुङ्गालाई रोटी बनिने आज्ञा देऊ।”
- 4 उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ:

‘रोटी खाएर मात्र मानिसहरू जीउँदो रहँदैन।’ ”

व्यवस्था 8:3

5 तब शैतानले येशूलाई एउटा अल्लो ठाँउमा लग्यो अनि एकै क्षणमा पृथ्वीभरी रहेका सबै राज्यहरू देखायो।

6 तब शैतानले येशूलाई भन्यो, “म तपाईंलाई यी सबै राज्यहरूको अधिकार, शक्तिहरू र तिनीहरूमा भएको गौरवसँगै दिनेछु। यी सबै मलाई दिइएको छ। म यी सब कसैलाई पनि दिनसक्छु।

7 यदि तपाईंले मलाई उपासना गरे म यी सब तपाईंलाई दिनेछु।”

8 उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ,

‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको उपासना गर्नु पर्छ।

अनि उहाँको मात्र सेवा गर्नुपर्छ।’ ”

व्यवस्था 6:13

9 तब त्यो शैतानले येशूलाई यरूशलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ भने यहाँबाट फालहान्नु होस्!”

10 किनभने धर्मशास्त्रमा यो लेखिएको छ,

‘उहाँले तिम्रो रक्षाको लागि

आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ।’

भजनसंग्रह 91:11

11 यो पनि लेखिएको छ,

‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्,
 जसद्वारा तिम्रो पाउ ढुङ्गामा बजारिने छैन।’ ”

भजनसंग्रह 91:12

12 येशूले उत्तर दिनु भयो, “यो पनि धर्मशास्त्रमा भनिएको छ,

‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको परीक्षा लिनु हुँदैन।’ ”

व्यवस्था 6:16

13 शैतानले येशूलाई प्रत्येक पक्षबाट सताई सके पछि उसको अनुकूल समय नआउन्जेल सम्मका निम्ति छोडेर गयो।

येशूद्वारा मानिसहरूलाई शिक्षा

(मती 4:12-17; मर्कुस 1:14-15)

14 येशू पवित्र आत्माको शक्ति लिएर गालीलमा फर्कनु भयो। गालीलभरि उहाँको बारेमा समचारहरू फैलियो।

15 उहाँले तिनीहरूको सभा घरहरूमा सिकाउन शुरू गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे।

येशू आफ्नो शहरमा जानुहुन्छ

(मती 13:53-58; मर्कुस 6:1-6)

16 येशूले आफु हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ (धर्मग्रन्थबाट) केही पढनलाई उभिनु भयो।

17 यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुराहरू लेखिएको भेटाउनु भयो:

18 “परमप्रभुको आत्मा ममाथि छ।

परमेश्वरले मलाई गरीबहरूलाई सु-समचार सुनाउन,

बंधनमा परेकाहरूलाई स्वतन्त्र गर्न,

अनि अन्यो मानिसहरूलाई देख्न सक्ने पार्न पठाउनु भएकोछ।

अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।

19 अनि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ भनिघोषणा गर्न पठाउनु भएकोहो।” यशैया 61:1-2, 58:6

- 20 उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यही बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए।
- 21 येशू तिनीहरूसँग बोल्न थाल्नु भयो उहाँले भन्नु भयो, “मैले तिमीहरू अघि जो धर्मग्रन्थको अंश पढे त्यो आज पढ्दै गर्दा नै पूर्ण भयो।”
- 22 सबै मानिसहरूले येशूको प्रशंसा गरे। उहाँको मिठासपूर्ण शब्दहरूमा तिनीहरू छक्क परे। तिनीहरूले भने, “कसरी उहाँले यसरी बोल्नु सक्नु भएको? के उहाँ यसुफका पुत्र हुनुहुन्छ?”
- 23 येशूले तिनीहरूलाई भन्नु भयो, “म जान्दछु कि तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैध! आफैलाई निको पार। तिमिले आफ्नै शहरमा पनि त्यही गर।’ ”
- 24 त्यसपछि उहाँले भन्नु भयो, “म तिमीहरूलाई साँचो भन्दछु। अगमवक्तालाई आफ्नै गाँउ शहरमा कहिल्यै स्वीकार गरिदैन। म जे भन्दैछु त्यो साँचो हो।
- 25-26 “एलियाको समयमा साढे तीन वर्षसम्म इस्राएलको जमीनमा दूलो अनिकाल पर्यो। सारा देशमा कतै पनि खाने कुरा थिएन। त्यसबेला इस्राएलमा विधवाहरू थुप्रै थिए। तर एलियालाई ती कुनै विधवाकोमा पठाइएन। सीदोन प्रदेशको सारपत भन्ने ठाउँमा चाँहि एलियालाई एउटी विधवाकोमा पठाइयो।
- 27 “अनि अगमवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोडका रोगीहरू थिए। तर नामान बाहेक कसैलाई पनि निको पारिएन। अनि नामान इस्राएलवासी नभई सिरियावासी थिए।”
- 28 सबै मानिसहरू जो सभा-घरमा थिए यो कुराहरू सुने अनि सबै रिसाए।
- 29 मानिसहरू उठे अनि येशूलाई शहर छाड्न वाध्य गराए। तिनीहरूको शहर एउटा टाकुरामा अवस्थित थियो। तिनीहरूले येशूलाई टाकुराको किनारामा पुर्‍याए अनि तिनीहरू उहाँलाई तल खसाल्न चाहन्थे।
- 30 तर उहाँ तिनीहरूको माझबाट निस्केर जानु भयो।

येशूद्वारा दुष्टता लागेको मानिस निको भएको
(मर्कस 1:21-28)

- 31 गालीलको कफर्नहम भन्ने शहरमा येशू जानु भयो। उहाँले विश्रामको दिन मानिसहरूलाई शिक्षा दिनु भयो।
- 32 तिनीहरू येशूको शिक्षामा छक्क पर्ने कारण उहाँ अधिकारसित सिकाउनुहुन्थ्यो।
- 33 सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस दूलो स्वरमा चिच्यायो।
- 34 “हे नासरतको येशू! हामीबाट तपाईं के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईं यहाँ आउनु भएको हो? म तपाईंलाई जान्दछु तपाईं परमेश्वरका एक पवित्र जन हुनुहुन्छ।”
- 35 तर येशूले त्यो दुष्टआत्मालाई हकानु भयो, “चूप लाग। यो मानिसदेखि निस्किएर हाल।” त्यो दुष्टआत्माले मानिसहरूकै अधिपति त्यो मानिसलाई भँडामा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडी दियो।
- 36 सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, “यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिसित दुष्ट आत्मालाई निस्कन आज्ञा गर्नु हुन्छ औ तिनीहरू पनि निस्की हाल्छन्।”
- 37 त्यसपछि त्यस इलाकाको प्रत्येक ठाउँमा येशूको कीर्ति फैलियो।

येशूद्वारा पन्ध्रसकी पत्नीको आमा निको भएकी
(मती 8:14-17; मर्कस 12:9-34)

- 38 येशूले सभा घर छाड्नु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिक्किस्त बिमारी थिइन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे।
- 39 येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्टेन आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्।

येशूद्वारा धेरै मानिसहरू निको भएको

- 40 घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो।
- 41 धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बसे आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए।

येशूको विभिन्न शहरहरूमा प्रस्थान
(मर्कस 1:35-36)

- 42 अर्को दिन येशू एकान्त ठाउँमा जानुभयो। तर भीडले उहाँलाई खोजिरहेको थियो औ उहाँ भएको जगामा तिनीहरू आए। जब तिनीहरूले येशूलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूलाई नछाडनु भनि विन्ती गर्दै थिए।
- 43 तर येशूले तिनीहरूलाई भन्नु भयो, “मैले अरू शहरहरूमा पनि परमेश्वरको राज्य को बारे सुसमाचारहरू भन्नु पर्छ। यसैकारण मलाई फटाइएको छ।”
- 44 तब येशूले यहूदियाका सभा घरहरूमा प्रचार गर्नु भयो।

5

पन्ध्र, याकूब र यहून्ना येशूको पछि लागे
(मती 4:18-22; मर्कस 11:6-20)

- 1 येशू गनेसरेत झीलको किनारमा उभिरनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे।
- 2 येशूले झीलको किनारमा दुइवटा डुङ्गा देखे। माछावालाहरू डुङ्गाबाट निस्केर तिनीहरूको माछा मार्ने जालहरू थुँदै थिए।
- 3 उहाँ एउटा डुङ्गामा चढ्नु भयो जुन शिमोनको थियो अनि उसलाई त्यो डुङ्गालाई किनारको अलिक छेउमा लाउन लगाउनु भयो। तब उहाँ त्यसमा बस्नु भयो अनि मानिसहरूलाई सिकाउन थाल्नु भयो।
- 4 जब येशूले आफ्नो भनाई सक्नु भयो, उहाँले शिमोनलाई भन्नु भयो, “यो डुङ्गालाई गहिरौ पानी तिर लैजाऊ अनि माछा मार्नु जाल फिँजाऊ।”
- 5 शिमोनले उत्तर दिए, “गुरुज्यू हामीले सारा तर परिश्रम गर्छौ र पनि एउटै माछा समात्र सकेनौ। तर तपाईंले भन्नुभएको कारण, म जाल फिजाउँछु।”

- 6 तिनीहरूले आफ्नो जाल पानीमा फर्काए। तिनीहरूको जाल भरी माछा परेर जाल फाट्न आँटोको थियो।
 7 तिनीहरू अरू डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई पनि सहायताको लागी संकेत दिए। साझेदारहरू आए अनि डुङ्गामा यति माछा लादे कि डुङ्गाहरू डुब्न थाले।
 8-9 थुप्रै माछाहरू समातेकोमा माछावालाहरू सबै नै छक्क परेका थिए। जब शिमोन पत्रुसले यी सब देखे, तिनले येशुको अधि दण्डवत गरे अनि भने, “मदेखि टाढा जानुहोस, परमप्रभु! म पापी मानिस हूँ।”
 10 जब्दीका पुत्रहरू याकूब र यहन्ना पनि छक्क परे। याकूब र यहन्ना शिमोनसँगै माछा मार्दै थिए।
 येशुले शिमोनलाई भन्नुभयो, “डाउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्रे छौ।”
 11 तिनीहरूले आफ्ना डुङ्गाहरू किनारमा ल्याए। अनि तिनीहरूले ती सबै छोडेर येशुको पछि लागे।

येशुद्वारा एकजना बिमारी निको
(मती 8:1-4; मर्कस 1:40-45)

- 12 जब एकपल्ट येशु एउटा शहरमा हुनुहुन्थ्यो, त्यहाँ एउटा शरीर कोठीले पीडीत मानिस पनि थियो। जब त्यसले येशुलाई देख्यो, उहाँ अधि निहुरिएर विन्ती गर्न लाग्यो, “हे प्रभु, मलाई निको पारिदिनुहोस। म जान्दछु तपाईंले चाहनु भयो भने मलाई जाती पार्नु सक्नु हुन्छ।”
 13 येशुले भन्नु भयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ!” त्यसपछि उहाँले त्यस मानिसलाई छुनु भयो। झट्टै कोठले छोड्यो।
 14 येशुले तिनलाई आदेश दिनु भयो, “यस्तो भएको कुरा कसैलाई नभन्नु। तर आफै गएर पूजाहारीलाई देखाउनु मोशाले भने झैं आफु निको भएकोमा परमेश्वरलाई बलि चढाउनु। यसबाट तिमी निको भएको प्रमाण हुन्छ।”
 15 तर येशुको विषयमा समाचार अझ प्रचार हुँदै गयो। धेरै मानिसहरू उहाँकहाँ सुन्न आँउथे र बिमार निको भएर जान्थे।
 16 येशु प्रायः नै एकान्त ठाउँमा प्रार्थना गर्नुहुन्थ्यो।

येशुद्वारा पक्षाघात रोगी निको
(मती 9:1-8; मर्कस 2:1-12)

- 17 एक दिन येशुले मानिसहरूलाई शिक्षा दिँदै हुनुहुन्थ्यो, फरिसीहरू र शास्त्रीहरू पनि त्यही नै बसिरहेका थिए। तिनीहरू यरूशलेम, यहूदिया र गालिलका सबै शहरहरूबाट आएका थिए। परमप्रभुले उनलाई निको पार्ने शक्ति दिनुभएको थियो।
 18 एकजना पक्षाघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशुको अधि राख्ने चेष्टा गर्दै थिए।
 19 तर त्यहाँ मानिसहरूको त्यति भीड थियो कि येशु भएकहाँ पुग्नलाई बाटो थिएन। त्यस कारण ती मानिसहरू घरको छानामाथि चढे अनि केही झिगडीहरू हटाएर प्वालबाट त्यो विमारी मानिसहरूलाई उसको खाटसँगै भीडको बिचमा र येशुको अधि ओझ्याले।
 20 तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”
 21 तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, “यो मानिस को हो? उसले जे भन्दैछ, परमेश्वर को विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ।”
 22 तर येशुले तिनीहरूले के सोचे थाहा पाउनु भयो। उहाँले भन्नु भयो, “तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ?
 23 कुन चीहि सजिलो छ: ‘तिम्रो पाप क्षमाभए भन्नु’ अथवा ‘उठ अनि जाऊ भन्नु?’
 24 तर म तिमीहरूलाई देखाउँनेछु कि पृथ्वीमा मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार छ।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ, तिम्रो बिछौना बाँध अनि घर जाऊ।”
 25 सबैको अधि त्यो तुरन्तै उठ्यो र आफ्नो बिछौना च्याप्यो अनि परमेश्वरको प्रशंसा गर्दै घरतिर लाग्यो।
 26 सबै मानिसहरू चकित भए। अनि परमेश्वरको प्रशंसा गर्न थाले। तिनीहरू भयभित भए अनि भने, “हामीले आज अचम्मका कुरा देख्यौ।”

लेवी येशुलाई पछ्याउँछन्
(मती 9:9-13; मर्कस 2:13-17)

- 27 यसपछि येशु बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशुले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।”
 28 लेवी जुरूक उठ्यो अनि सबै कुरा छोडेर येशुको पछि लाग्यो।
 29 तब लेवीले येशुका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसँगै मेजमा खोँदथे,
 30 तर फरिसहरू र तिनीहरूका शास्त्रीहरू उहाँको चेलाहरूको विस्मया यसो भन्दै गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसित किन खान पीन गर्दौ?”
 31 येशुले उनर दिनु भयो, “निरोगीलाई वैद्यको आवश्यक पर्दैन, तर रोगीहरूलाई मात्र वैद्यको आवश्यकता पर्दछ।
 32 म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अह्वाउनु यहाँ आएको हूँ।”

येशुद्वारा उपवास सम्बन्धीको प्रश्नमा उत्तर
(मती 9:14-17; मर्कस 2:18-22)

- 33 तिनीहरूले येशुलाई भने, “फरिसीहरूले झैं यहून्नाको चेलाहरूले पनि समय समयमा उपवास र प्रार्थना गर्दछन्। तर तपाईंको चेलाहरू त सधैं खान्छन् र पिउँछन्।”
 34 येशुले तिनहरूलाई भन्नुभयो, “कुनै पनि विवाहमा, जन्तीहरूलाई दुलहा तिनीहरूका साथमा बसुन्जेल उपवास बस्न सक्तैन।
 35 तर समय यस्तो आउँछ जब दुलहा तिनीहरूबाट छुट्टिनु पर्दछ। त्यस समय तिनीहरू उपवास बस्नेछन्।”
 36 येशुले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयो: “कुनै मानिसले नयाँ लुगा च्यातेर पुरानो लुगा टाढ्यैन। किन? किनभने त्यसो गरे नयाँ लुगा बिग्रन्छ, अनि टालेको टुक्रा पुरानो लुगासंग मिल्दैन।
 37 कसैले पनि नयाँ दाखरसलाई पुरानो दाखरसको मशकमा भर्दैन। किन? किनभने नयाँ दाखरसले मशकहरू फुटाउँछ, जसले गर्दा दाखरस चुहरेर जान्छ औ मशकहरू पनि नष्ट हुन्छ।
 38 मानिसहरूले सधैं नयाँ दाखरसलाई नयाँ मशकामा राख्छन्।
 39 कसैले पनि पुरानो दाखरस पिएर पछि नयाँ दाखरस पिउन खोज्दैन। किनभने उसले भन्छ, ‘पुरानो दाखरस नै असलछ।’ ”

6

विश्रामको दिनको येशूने प्रभु
(मती 12:1-8; मार्कुस 2:23-28)

- 1 एक समय, विश्रामको दिनमा येशू अन्नको खेत भएर जाँदै हुनुहुन्थ्यो। उहाँका चेलाहरूले अन्नका बालाहरू टिपेर तिनीहरूको हातमा माँडेर खाए।
- 2 कोही फरिसीहरूले भने, “तिमीहरू किन त्यसो गर्दछौ? विश्रामको दिनमा यसो गर्नु मोशाको व्यवस्थाको विरुद्ध हो?”
- 3 येशूले उत्तर दिनुभयो, “तिमीहरूले पढेका छैनौ, दाऊदले जब तिनी र तिनीसित हुनेहरू भोकाएका थिए तब केगरेका थिए?”
- 4 दाऊद परमेश्वरको मन्दिरेमा गए अनि तिनले परमेश्वरलाई चढाएको रोटी लिएर अनि खाए। अनि तिनले रोटीहरू आफूसँग हुने मानिसहरूलाई बाँडे। वास्तवमा यो मोशाको व्यवस्था विरुद्ध थियो। व्यवस्था अनुसार केवल पूजाहारीहरूलाई मात्र यस्तो रोटी खाने अनुमति छ।”
- 5 अनि येशूले फरिसीहरूलाई भन्नुभयो, “मानिसका पुत्र नै विश्राम दिनको प्रभु हुन्।”

विश्रामको दिनमा येशूद्वारा नै एकजना मानिस निको
(मती 12:9-14; मार्कुस 3:1-6)

- 6 अर्को एक विश्रामको दिन येशू सभा घरमा जानु भयो। उहाँले मानिसहरूलाई शिक्षा दिनु भयो। एकजना दाहिने हात सुकेको मानिस त्यहाँ थियो।
- 7 शास्त्रीहरू र फरिसीहरू त्यो विश्रामको दिन पनि येशूले कसैलाई निको पार्छन् कि भनेर हेर्दै बसिरहेका थिए। तिनीहरू चाहन्थे येशूबाट केही भूल होस् अनि उनलाई दोष लगाउन पाइयोस।
- 8 तर येशूले तिनीहरूले के विचार गर्दछन् भनी बूझी हाल्नु भयो। उहाँले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “उठ, अनि यी मानिसहरूको अघाडि उभ।” यसकारण त्यो मानिस जुरूकै उठ्यो अनि त्यहाँ उभियो।
- 9 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्दछु विश्रामको दिन के काम गर्न उचित होला: राम्रो वा नराम्रो? प्राण बँचाउनु वा नाश गर्नु?”
- 10 येशूले ती वरिपरि बसेका सबैलाई हेर्नु भयो। अनि त्यस मानिसलाई भन्नु भयो, “खोई मलाई तिप्रो हात हेर्न देऊ।” त्यस मानिसले उहाँलाई हात देखायो। त्यसको हात तुरन्तै निको भइहाल्यो।
- 11 फरिसीहरू र शास्त्रीहरू साढै रिसिए। तिनीहरू आपसमा तर्क गर्न लागे, “येशूलाई हामीले के गर्नु पर्ने हो?”

येशूद्वारा बाह्रजना प्रेरितहरूको चुनाव
(मती 10:1-4; मार्कुस 3:13-19)

- 12 त्यस समयमा येशू एउटा डाँडामा गएर प्रार्थना गर्ने गर्नु हुन्थ्यो। सारा रात उहाँले प्रार्थना गरेर बिताउनु हुन्थ्यो।
- 13 भेलिपल्ट बिहान, उहाँले आफ्नो चेलाहरूलाई उहाँले तिनीहरूलाई “प्रेरित” नाउँ दिनु भयो। तिनीहरू थिए:
- 14 शिमोन (येशूले तिनलाई पत्रुस नाउँ राख्न भएको थियो)
र आन्दियास पत्रुसको भाई,
याकूब,
र यहन्ना,
फिलीप
बर्थुलमाई,
15 मती,
थोमा,
याकूब अल्फायासको छोरो,
अनि शिमोन, जसलाई जेलोट पनि भनिन्छ,
16 यहूदा, याकूबको छोरो,
अनि यहूदा इस्करयोती (यो यहूदा नै तीमध्ये एकजना हो जसले येशूलाई शत्रुहरूको हातमा सुम्पेको थियो)।

येशूद्वारा मानिसहरूलाई शिक्षा अनि उपचार
(मती 4:23-23; 51-12)

- 17 येशू र प्रेरितहरू डाँडाबाट ओर्लेर आए। उहाँ त्यहीँ एउटा सम्म जग्गामा उभिनु भयो। उहाँका चेलाहरूको एउटा ठूलो भीड त्यहाँ थियो। अनि टायर र सायडन सागर तटका शहरहरूबाट र यहूदियाका सबै ठाउँबाट, यरूशलेमबाट आएका धेरै मानिसहरू पनि त्यहाँ थिए।
- 18 तिनीहरू सबै त्यहाँ उहाँबाट सुन्न र आफूलाई निरोगी पार्न आएका थिए। उहाँले शैतान दृष्टताले पीडित मानिसहरूलाई निको पारिदिनु भयो।
- 19 सबैले येशूलाई छुने चेष्टा गरिरहेका थिए किनभने ती सबैलाई निको पार्ने उहाँबाट शक्ति बाहिर निस्किरहेथ्यो।
- 20 उहाँले आफ्ना चेलाहरूलाई हेर्नु भयो अनि भन्नु भयो,

“हे दीन मानिसहरू, तिमीहरू धन्यका हौ,
किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
21 तिमीहरू, जो अहिले भोकाएका छौ, तिमीहरू धन्यका हौ,
किनभने तिमीहरू तृप्त हुनेछौ।
तिमीहरू, जो अहिले रोझहेका छौ तिमीहरू धन्यका हौ,
किनभने तिमीहरू खुशीसँग हँसेछौ।

22 “मानिसको पुत्रको कारण यदि तिमीहरूलाई मानिसहरूले घृणा गरे, आफ्नो समूहबाट निकाली दिए, तीनीहरूले निन्दा गरे, तिनीहरूले तिमीहरूलाई अस्वीकारे तिमीहरू धन्य हौ।

23 त्यसबेला रमाऊ अनि खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूले ठूलो इनाम पाउनेछौ। तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे, त्यसरीनै ती मानिसहरूले तिमीहरूलाई पनि त्यही व्यवहार गर्नेछन्।

24 “तर धनी मानिसहरू हो, तिमीहरूलाई धिक्कार।

किनभने तिमीहरूले सुखी जीवन भोगेकाछौ।

25 तिमी अघाएकाहरूलाई, धिक्कार!

किनभने तिमीहरू भोकाउनेछौ।

तिमी अहिले हाँसिरहेकाहरूलाई, धिक्कार!

किनभने तिमीहरू शोकगर्नु र रूनु पर्नेछ।

26 “धिक्कार! तिनीहरूको बारेमा मानिसहरूद्वारा प्रशंसा गरिएको भए पनि, किनभने तिनीहरूका पुर्खाहरूले पनि झट्टो अगमवक्ताहरूलाई सँधैं प्रशंसा गरे।

शत्रुहरूलाई प्रेम गर

(मती 5:38-48; 7:12)

27 “म तिमीहरूलाई भन्दछु जसले मलाई सुनिरहेकाछौ, आफ्ना शत्रुहरूलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन तिनीहरूलाई पनि पार्ने गर।

28 तिमीहरूलाई सराप्नेहरूलाई पनि आशीर्वाद देऊ। तिमीहरूसित दुर्व्यवहार गर्नेहरूको लागि पनि प्रार्थना गर।

29 यदि कसैले तिमीहरूको एउटा गालामा थप्ट लगाए उसलाई अर्को गाला पनि थापि देऊ। यदि कसैले तिमीको कोट लगेको छ भने उसलाई कर्मीज लिनु नरोक।

30 जसले माग्छ हरेकलाई देऊ। यदि कसैले तिमीको केही लगेकोछ भने उसलाई त्यो चीज फर्काई नमाग।

31 अरूबाट तिमी जे चाहन्छौ, अरूको निम्ति पनि त्यही गरी देऊ।

32 “जसले तिमीहरूलाई प्रेम गर्छन तिनीहरूलाई मात्र प्रेम गरे, तिमीहरू के कुनै प्रशंसाको योग्य हुन सक्छौ? अहँ। पापीहरू पनि तिनहरूलाई प्रेम गर्नेहरूलाई प्रेम नै गर्दछन।

33 यदि तिमी ती मानिसहरूको निम्ति मात्र भलाई गर्छौ ज-जसले तिमी भलाई गर्छन, भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होइन, कारण यस्तो त पापीहरूले पनि गर्छन।

34 यदि फिर्ता पाउने आशामा तिमी कसैलाई ऋण दिन्छौ भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होइन, पापीहरू पनि पापीहरूलाई त्यति नै फिर्ता पाउने आशामा ऋण दिन्छन।

35 “यसैले आफ्ना शत्रुहरूलाई प्रेम गर। तिनीहरूसंग राम्रो गर, अनि तिनीहरूबाट केही आशा नराखी ऋण देऊ। यदि तिमीहरूले यसो गर्यो भने तिमीहरूले ठूलो इनाम पाउनेछौ, तिमीहरू सर्वोच्च परमेश्वरका सन्तानहरू झैं हुनेछौ किनभने परमेश्वर बैगुनी तथा दुष्टहरू प्रति पनि कृपालु हुनुहुन्छ।

36 जस्तो तिम्रा पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन।

आँफैले आँफैलाई नियाल

(मती 7:1-5)

37 “अरूको न्याय नगर, अनि अरूले पनि तिम्रो न्याय गर्ने छैन। अरूलाई भर्त्सना नगर, अनि अरूले पनि तिम्रो भर्त्सना गर्दैन। अरूलाई क्षमा गर, अनि तिमीले पनि क्षमा पाउनेछौ।

38 अरूलाई दिने गर अनि तिमीले पनि पाउनेछौ। तिमीहरूले राम्रो ओजनामा पाउनेछौ, तिमीहरूलाई खाँदी खाँदी हल्लाउँदै काखमा पोखिने गरी पाउनेछौ जुन नापले तिमी अरूलाई दिदछौ परमेश्वरले पनि तिमीहरूलाई त्यही नापले दिनु हुनेछ।”

39 येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नु भयो: “के एउटा अन्धाले अर्को अन्धालाई डोर्‍याउन सक्छ? अहँ! दुवै नै खाडलमा पर्नेछन।

40 एउटा शिष्य आफ्नो गुरुभन्दा माथि हुन सक्तैन। तर प्रत्येक मानिस जसले पूर्णरूपले सिकिसक्छ तब मात्र उ गुरु झैं बन्नसक्छ।

41 “जब तिमी आफ्नो आँखमा सानो छेस्का पसेको थाहा पाउदैनौ, भाईको आँखमा परेको धूलो किन देख्छौ?”

42 तिमीहरूले कसरी आफ्नो भाइलाई भन्न सक्छौ, ए भाई मलाई तिम्रो आँखामा भएको धूलो निकाल देऊ। जब तिमीहरूले आफ्नो आँखामा परेको ठूलो छेस्कालाई पनि देख्न सक्तैनौ। तिमीहरू कपटी छौ। पहिले, तिमीहरू आफैले आफ्नो आँखबाट ठूलो छेस्का निकाल। त्यसपछि तिमीहरूले स्पष्टसंग तिमीहरूको भाइको आँखामा परेको धूलो निकाल्न सक्नेछौ।

दुई प्रकारको फल

(मती 7:17-20; 12:34-35)

43 “एउटा असल बोटले खराब फल कहिल्यै दिँदैन। त्यसरी नै एउटा नराम्रो बोटले राम्रो फल दिनु सक्तैन।

44 हरेक बोट त्यसले दिएको फलबाट चिन्न सकिन्छ। मानिसहरूले काँडे पोथ्राबाट नेभारा बटुल्न सक्तैनन। अनि तिनीहरूले काँडे पोथ्राबाट अङ्गुर बटुल्न सक्तैनन।

45 एउटा असल मानिसले आफ्नो हृदयमा असल कुरा नै राख्छ। अनि उसले आफ्नो हृदयबाट असल कुरा बाहिर निकाल्दछ। तर एउटा दुष्ट मानिसले आफ्नो हृदयमा दुष्ट कुराहरू नै राखेको हुन्छ। अनि उसले नराम्रा कुराहरू नै बाहिर निकाल्दछ। जुन कुरो हृदयमा परिपूर्ण छ त्यही नै मुखबाट निस्कन्छ।

दुई प्रकारका मानिसहरू

(मती 7:24-27)

46 “जब मैले भनेको मान्दैनौ भने किन मलाई प्रभु, भन्दछौ?”

47 हरेक मानिस जब मकहाँ आउँदछ अनि मेरो वचनहरू सुन्दछ र पालन गर्छ, म तिमीहरूलाई ऊ कस्तो हो देखाउनेछु।

48 ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ।

49 “तर जो मानिस मेरो वचन सुन्छ तर पालन गर्दैन भने त्यो मानिस राम्ररी आधार नबसाई घर बनाउने मानिस जस्तै हो जसको घर नदीको बाढीको झोक्का लाग्दा नै झट्टै पल्टिन्छ र सम्पूर्ण रूपले ध्वंस हुन्छ।”

7

येशूद्वारा एकजना नोकर निको

(मती 8:5-13; यहून्ना 4:43-54)

- 1 जब येशूले मानिसहरूलाई उपदेश दिई सिध्याउनु भयो उहाँ कफर्नहम जानु भयो।
- 2 कफर्नहममा एकजना कप्तान थियो। उसको एकजना नोकर सिक्किस्त बिमारी थियो, त्यो मर्ने लागेको थियो। त्यस कप्तानले नोकरलाई खुबै माया गर्ने गर्थ्यो।
- 3 जब उसले येशूको बारेमा सुन्यो तब बहदा यही प्रधानहरूलाई उहाँकहाँ पठायो र त्यस नोकरलाई बचाउनुको लागि आउन भनि बिन्ती गर्न पठायो।
- 4 ती मानिसहरू येशूकहाँ गए, अनि त्यो कप्तानलाई सहायता गर्नु मार्मिक तरिकाले आग्रह गर्दै भने, “त्यो कप्तान तपाईंको सहायता पाउनु सँच्चै योग्यको छ।
- 5 तिनले हाम्रो मानिसहरूलाई माया गर्छन् र हाम्रो निम्ति सभा घर पनि बनाइदिएका छन्।”
- 6 यसकारण येशू ती मानिसहरूसँग जानु भयो। उहाँ यसो भनि बिन्ती गर्न पठायो, “हे प्रभु, तपाईं मेरो घरमा आउने कष्ट नगर्नुहोस्। तपाईं जस्तो मानिस मेरो घरमा पाउ कष्ट गर्न योग्यको म छैन।
- 7 यसकारण म आफै पनि तपाईंकहाँ मानसंगत रूपमा जान योग्यको सम्झिन्न, तपाईंले आदेश मात्र दिनुहोस् मेरो नोकर जाती हुन्छ।
- 8 तपाईंको अधिकार मलाई थाहा छ। म पनि अरू मानिसहरूको अधिकारको वशमा छु। अनि मेरो अधिकारमा सैनिकहरू छन्। यदि म एकजना सैनिकलाई भन्छु, ‘जाऊ’, अनि त्यो जान्छ। अनि अर्को सैनिकलाई भन्छु, ‘आऊ’, अनि त्यो आउँछ। अनि यदी मेरो नोकरलाई भन्छु, ‘यो गर’, अनि त्यसले गर्छ।”
- 9 जब येशूले यी कुरा सुनु भयो, उहाँ छक्क पर्नु भयो। येशूले उहाँलाई पछ्याएर आउने मानिसहरू पट्टि फर्केर भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले यस्तो विश्वास सारा इसाएलमा कतै पनि पाइँन।”
- 10 येशूलाई बोलाउन गएका सबै मानिसहरू घर फर्किए। तिनीहरूले त्यो नोकरलाई निको भइसकेको भेटे।

येशूद्वारा एकजना मानिसले जीवन पाउँदछ

- 11 अर्को दिन येशू नाइन भन्ने शहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँ सँगै गहरहेका थिए।
- 12 जब येशू शहरको फाटक नजिक पुगु भयो, उनले मुर्दा लगीरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मेरेको थियो। जब लाश लगीरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासँग थिए।
- 13 जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।”
- 14 येशू शवपेटिकाको नजिक पुगु भयो अनि त्यसलाई छुनुभयो। लाश लगीरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मेरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्छु, उठा।”
- 15 त्यसपछि त्यो मेरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरू गर्‍यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सम्पिदिनु भयो।
- 16 सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।”
- 17 उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिजियो।

यहूनाद्वारा एउटा प्रश्न

(मती 11:2-19)

- 18 यहूनाका चेलाहरूले यी सब घटनाहरूको विषयमा तिनलाई जानकारी गराए। यहूनाले आफ्ना चेलाहरूसँगै दुइजनालाई बोलाए।
- 19 यहूनाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?”
- 20 त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बत्सिमा दिने यहूनाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्केको बाटो हेरौं?”
- 21 त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो।
- 22 अनि उहाँले यहूनाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहूनालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लड्गडाहरू हिँड्न थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मेरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।
- 23 कसैले मलाई ग्रहण गर्दा समस्यामा पर्दैन भने त्यो अनुग्रहित पुरुष धन्य हो।”
- 24 जब यहूनाको चेलाहरू गए, येशूले यहूनाको विषयमा भन्न लामु भयो: “तीमीहरू उजाड स्थानमा के हेर्न जान्छौ? बतसले हल्लाइरहेको निगालोलाई?
- 25 मरुभूमिमा तीमीहरू के हेर्न आयौ? एउटा सुन्दर वज्र लगाएको मानिस हेर्नलाई? होइन। सुन्दर र राम्रा वज्रहरू लगाउनेहरू त राज-दरबारमा बस्छन्।
- 26 सँच्चै, तीमीहरू यहाँ के हेर्न आयौ? एकजना अगमवक्ता? अँ, म तिमीहरूलाई भन्छु, यहूना अगमवक्ताभन्दा पनि श्रेष्ठ हुन्।
- 27 उनी ती मानिस जसको विषयमा यस्तो लेखिएको छ:

‘सुन! म मेरो सहयोगीलाई तिम्रो अधि पठाउँछु।

जसले तिम्रो अधि तिम्रो मार्ग तयार गर्नेछ।’

मलकी 3:1

28 तिमीहरूलाई भन्छु, यहूनाले अहिलेसम्म जन्मेका मानिसहरूमा सब भन्दा ठूला हुनु तापनि जो परमेश्वरको राज्यमा सानो छ त्यो तिनी भन्दा ठूलो छ।”

29 जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए। ती मानिसहरूलाई यहूनाद्वारा नै बत्सिमा गराइएको थियो।

30 तर फरिसीहरू र शास्त्रीहरूले तिनीहरूको लागि बनाइएको परमेश्वरको अभिप्रायलाई तिनीहरूको निम्ति यहूनाबाट बत्सिमा लिन अस्वीकार गरेर रद्द गरे।

31 “यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्णन गर्नु? तिनीहरू के जस्ता छन्?

32 यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन्

‘हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं,

तर तिमीहरू नाचेनौ;
हामीले दुःखका गीत गाएँ
तर तिमीहरू रोएनौ।'

33 बरिसमा दिने यहूना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, 'उसलाई भूत लागेको छ।'

34 मानिसको पुत्र चाँहि अरू मानिसहरू झै खाँदै र दाखरस पिउँदै आए। अनि तिमीहरू भन्दछौ, 'हेर उसलाई। खूब खान्छ अनि पिउँछ। कर उठाउनेहरू र पापीहरूको मित्र हो ऊ।'

35 तर कार्यहरूको आधारमा ज्ञान सही प्रमाणित हुन्छ।"

शमोन फरिसी

36 फरिसीहरूमध्ये एकले येशू सगै बसेर खानु निम्त्याए। उनी फरिसीको घरमा गए अनि खानु बसे।

37 त्यो शहरमा एउटी पापी स्त्री थिई। त्यसले येशूलाई फरिसीको घरमा खाना खाएको थाहा पाई। त्यसले एउटा सिंगमरको भाँडामा केही सुगन्धितबस्तु लिएर आई।

38 त्यो येशूको पछि चरण छेउमा रूँदै उभिई। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई।

39 त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, "यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।"

40 येशूले फरिसीलाई भन्नुभयो, "शिमोन, तिमीलाई मैले केही भन्नु छ।"

शिमोनले भने, "तपाईंले मलाई के भन्नु चाहनुहुन्छ? गुरूज्यू।"

41 येशूले भन्नुभयो, "त्यहाँ दुईजना मानिस थिए। दुवैले एउटै साहकार ऋण लिएका थिए। तिमीहरू मध्ये एकजनाले 500 चाँदीको सिक्का लिएका थिए। अर्कोले 50 चाँदीको सिक्का लिएका थिए।

42 तिनीहरूकोमा त्यति पैसा थिएन, यसले गर्दा तिनीहरू ती दुवैले ऋण चुल्हा गर्न सकेनन्। तर साहकारले ती दुवैको ऋण मोचन गरिदियो। ती दुईजनाहरूमध्ये कसले त्यो साहकारलाई धेरै माया गर्थ्यो होला?"

43 शिमोनले भन्यो, "मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसले उहाँलाई धेरै माया गर्थ्यो होला।"

येशूले शिमोनलाई भन्नुभयो, "तिम्रो कुरा ठीक हो।"

44 त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, "तिमिले यो स्त्रीलाई देख्यौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई।

45 तिमीले मलाई म्वाँई खाएनौ, तर उसले पुछिदिई।

46 तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिई।

47 यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यदि स्पष्ट छ कि उसले धेरै माया देखाई। जसलाई कम्ति पाप क्षमा गरिन्छ उसले कम्ती माया पोख्दोछ।"

48 त्यसपछि येशूले स्त्रीलाई भन्नु भयो, "तिम्रो पापहरू क्षमा भएको छ।"

49 खान बसेकाहरूले आपसमा भन्न लागे, "यस मानिसले आफैलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?"

50 येशूले त्यस स्त्रीलाई भन्नुभयो, "तिम्रो विश्वासले तिमीलाई रक्षा गर्छ। अब तिमी शान्तिसाथ जाऊ।"

8

येशूसँग एउटा समूह

1 अर्को दिन, येशूले परमेस्वरको राज्यको बारेमा प्रचार र सुसमाचारहरू बताउँदै गाँउ औ शहरहरू यात्रा गर्दै जानु भयो। बाइजेना प्रेरितहरू उहाँसँगै थिए।

2 त्यहाँ उहाँसँग यस्ता स्त्रीहरू पनि थिए जो रोग तथा दुष्ट आत्माबाट छुटकारा भएका थिए। तिनीहरू माझ एउटी मरीयम नाउँ भएकी स्त्री पनि थिई। त्यो मद्रलिनी शहरको वासिन्दा थिई। उसकोबाट सातवटा भूतहरू निकालिएको थियो।

3 अरू पनि स्त्रीहरूः योअन्ना, चूजाकी पत्नी (होरोदको सहयोगी) सुजाना, र धेरै अरू स्त्रीहरू त्यस सँगैसँग थिए। ती स्त्रीहरूले येशू र उहाँको प्रेरितहरूलाई आफ्नै रूपिया पैसा दिएर मद्दत पुर्याए।

येशूद्वारा बीऊ छर्नेको कथा प्रयोग

(मती 13:1-17; मार्कुस 4:1-12)

4 येशूले यात्रा गर्नु भएको प्रत्येक शहरका मानिसहरू भेला भएर उहाँलाई घेरी रहेका थिए। उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो:

5 "एकजना खेती वाला बीऊ छर्नलाई निस्क्यो। जब त्यसले बीऊ छर्न थाल्यो कतिपय बीऊहरू बाटोतिर झरे। मानिसहरूले बीऊहरू टेके अनि चरा-चुरुङ्गीले ती बीऊहरू खाइदिए।

6 केही बीऊहरू चट्टानमा छरिए। ती बीऊहरू उम्रन थाले पनि चिसोपनको अभावले सुकी गए।

7 कतिपय बीऊहरू काँडाघारीमा छरिए। ती बीऊहरू उम्रन थाले, तर पछिबाट ती काँडाहरू बढेर तिनीहरूलाई पनि बढ्न रोक्क्यो।

8 अनि कतिपय बीऊहरू रात्रि जमीनमा परे। ती बीऊहरू उम्रन लागे अनि सय गुणा धेरै अन्न दिनसक्ने भए।"

9 चेलाहरूले उहाँलाई प्रश्न गरे, "यो कथाको अर्थ के हो?"

10 येशूले भन्नुभयो, "तिमीहरूलाई परमेस्वरको राज्यको रहस्य जान्नलाई मौका दिइएकोछ। तर दृष्टान्तहरू म अरू मानिसहरूलाई पनि प्रयोग गर्छु कारण,

'तिनीहरू हेर्नत हेर्छन्
तर देख्दैनन्,
अनि तिनीहरू सुन्दछन्
तर तिनीहरू बुझ्दैनन्।'

येशुद्वारा बीउको दृष्टान्त व्याख्या

(मत्ती 13:18-23; मर्कस 4:13-20)

11 “यो दृष्टान्तको अर्थ के हो भने: बीउ परमेश्वरको वचन हो।

12 बाटोमा झरेको बीऊहरू के भए होलान? तिनीहरू पनि परमेश्वरको वचन सुन्नेहरू जस्तै हुन् ती वचनहरू लगेर जान्छ। त्यसैले त्यस्ता मानिसहरूले वचनमा विश्वास गर्दैनन् अनि जोगिनेछन्।

13 तर चट्टानमा झरेको बीऊ चाँहि के हुन्? तिनीहरू चाँहि परमेश्वरको वचनहरू सुन्नेहरू जस्तै हुन अनि खुशीसंग गृहण गर्छन्। तर ती मानिसहरू गहिरो हुँदैन। तिनीहरू केही समय सम्म मात्र आफ्नो विश्वासमा रहनेछ। त्यसपछि जब केही परीक्षा आउँछ, तिनीहरू विश्वास गर्न छोड्छन् अनि परमेश्वरदेखि टाढा बस्छन्।

14 “कौँडाघारीमा झरेको बीऊहरू चाँहि के होलान? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछन्, तर तिनीहरू जीवनका चिन्ता, धन, सुख चैनमा परेर निसासिन्छन्। त्यसैले तिनीहरूबाट फलहरू लाग्न पाउँदैन।

15 अनि त्यो राम्रो जमीनमा परेको बीऊहरू चाँहि के होला? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचनलाई असल र इमान्दार मनले सुन्छन्। तिनीहरू परमेश्वरको वचन पालन गर्दछन् अनि धैर्यसंग राम्रो फलहरू पनि फलाउँछन्।

आफूले बुझेजति बुझाऊ

(मर्कस 4:21-25)

16 “कुन मानिसले बत्ती बालेर भाँडाले छोप्यो? अथवा खाटमुनि राख्यो? तर त्यो मानिसले बत्ती बालेर सामदानमा नै राख्दछ। जसद्वारा आउने मानिसहरूले प्रशस्त उज्यालो पाउँदछन्।

17 लुकेका प्रत्येक कुराहरूनै स्पष्ट देखिनेछ अनि उज्यालोमा ल्याइनेछ।

18 यसर्थ कसरी सुन्न पर्ने हो सतक होऊ। जसले केही बइन सक्छ त्यसले अरु धेरै जान्न पाउँछ। तर जसले बुझ्दैन, उसकोमा जति छ त्यो पनि हराउँछ।”

येशुकोलागि चेलाहरूनै साँचो परिवार

(मत्ती 12:46-50; मर्कस 3:31-35)

19 येशुको आमा र भाइहरू उनलाई भेट्न आए। अत्यन्तै भीड भएको कारणले तिनीहरूले उहाँलाई भेट्न पाएनन्।

20 कसैले उहाँलाई भने, “तपाईंको आमा र भाइहरू तपाईंलाई बाहिर पार्दै उभिरहेकाछन्। तिनीहरू भेट्न चाहन्छन्।”

21 येशुले तिनीहरू सबैलाई उत्तर दिनुभयो, “मेरा आमा र मेरा भाइहरू तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् अनि त्यसलाई पालन गर्दछन्।”

चेलाहरू येशुको शक्ति हेर्दछन्

(मत्ती 8:23-27 मर्कस 4:35-41)

22 एक दिन येशु अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिंडन थाले।

23 जब तिनीहरूले डुङ्गा खियाए, येशु निदाउनुभयो। झीलमा एउटा ठूलो आँधी चल्यो। डुङ्गामा पानी भरिन थाल्यो औ तिनीहरू खतरामा पर्न गए।

24 चेलाहरू येशुकाँ गए अनि उहाँलाई व्यँझाए। तिनीहरूले भने, “गुरूज्यू! गुरूज्यू! हामी डुब्न लाग्यौं।”

येशु उठ्नु भयो। उहाँले आँधी र छालहरूलाई हकानु भयो। आँधी थामियो, अनि झील शान्त बन्यो।

25 उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ?”

चेलाहरू डराए अनि चकित भए। तिनहरू आपसमा कुरा गर्न लागे, “उहाँ कस्ता मानिस हुनुहुन्छ? उहाँ आँधी र छाललाई आज्ञा दिनु हुन्छ अनि तिनीहरू पनि उनको आज्ञा पालन गर्छन्।”

दुष्टात्मा लागेको मानिस

(मत्ती 8:28-34; मर्कस 5:1-20)

26 तिनीहरू झीलमा डुङ्गा खियाउँदै थिए। उनीहरू गालील पारीको इलाकामा पुगे जहाँ गेरासिन मानिसहरू बस्थे।

27 जब येशु त्यो डुङ्गाबाट उत्र्नु भयो, त्यसैवेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भुत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदै थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो।

28-29 त्यसलाई भुतले धेरै पटक समातको थियो। त्यसलाई जेलमा राखियो अनि हात खुट्टाहरू साँझालोले बाँधियो। तर त्यस मानिसले सधैं साङ्गलाहरू चुडाउँथ्यो, अनि उसलाई भुतले एकान्त ठाउँतिर खेदथ्यो। तर येशुले त्यस मानिसबाट त्यो भूत-आत्मालाई बाहिर निस्कने आज्ञा दिनुभयो। त्यो मानिस येशुको अघाडी घोटेर ठूलो स्वरले चिच्यायो, “हे, सर्वोच्च परमेश्वरका पुत्र येशु, मबाट तपाईं के चाहनुहुन्छ? दया गरी मलाई यातना नदिनुहोस्।”

30 येशुले त्यसलाई सोध्नु भयो, “तेरो नाम के हो?”

त्यस मानिसले जवाफ दियो, “लेजिनन।” त्यसले “लेजिनन” भन्यो किनभने धेरै भूतहरू ऊ भित्र पसेका छन्।

31 ती भूतहरूले तिनीहरूलाई अनन्त अँध्यारोमा नपुर्थाइयोस् भनी याचना गरे।

32 त्यस पहाडमा एउटा ठूलो बथान सुँगरहरू चरिरहेका थिए। ती भूतहरूले तिनीहरूलाई सुँगरहरूमा पसाइदिनुहोस् भनी येशुलाई बिन्ती गरे अनि उहाँले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो।

33 तब भूतहरू त्यो मानिसबाट निस्कीए अनि सुँगरहरूमा पसे। त्यति भएपछि सुँगरहरू पहाड र समुद्रको किनार तिर भागा-भाग गर्न लागे र सबै सुँगरहरू पानीमा डुबे।

34 जब सुँगर गोडालाहरूले चाल पाए, तिनीहरू पनि भागे। तिनीहरूले यो घटना त्यहाँको बस्ती र शहरमा सबैतिर सुनाए।

35 मानिसहरू के भयो भनेर बाहिर निस्किए। तिनीहरू येशुकाँ आए अनि त्यहाँ त्यो मानिस जसबाट भूतहरू भागेका थिए उहाँको खुट्टामा बसिरहेको पाए। त्यो मानिसले लुगा लगाएको थियो अनि त्यसको मनस्थिति ठिकै थियो। मानिसहरू डराए।

36 मानिसहरू जो त्यस घटना को दर्शक थिए अरु मानिसहरूलाई येशुले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए।

37 गेरासेनका सबै मानिसहरूले येशुलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए।

अनि उहाँ एउटा डुङ्गामा चढ्नु भयो अनि गालीलतर्फ जानु भयो।

38 त्यो मानिस जसलाई उहाँले निको पार्नु भएको थियो त्यसले पनि येशूसँगै जान बिन्ती गरयो। तर येशूले यसो भन्दै त्यो मानिसलाई जान लगाउनु भयो,

39 “घरतिर जाऊ अनि परमेश्वर तिम्रा निम्ति जे गर्नुभयो त्यसबारे मानिसहरूलाई सुनाऊ।”

त्यसपछि त्यो मानिस येशूले त्यसको निम्ति के-के गर्नुभयो सारा शहरका मानिसहरूलाई भन्दै हिड्यो।

येशूद्वारा मृत्युवतीलाई जीवन-दान अनि बिमारी श्रीलाई चङ्गाई

(मती 9:18-26; मर्कस 5:21-43)

40 येशू गालील फकनुभयो, मानिसहरूले उहाँलाई स्वागत गरे। सबैले उहाँका निम्ति प्रतीक्षा गरिरहेका थिए।

41 एकजना याइरस नाउँ भएको मानिस येशूकहाँ आए। याइरस सभा-घरका प्रमुख थिए। तिनले येशूको पाऊमा परेर उहाँलाई आफ्नो घरमा जानु बिन्ती गरे।

42 याइरसको एउटी मात्र छोरी थिई। त्यो बाह्र बष पुगेकी थिई, अनि जो मर्ने लागेकी थिई।

जब येशू याइरसको घरमा जानु हुँदैथ्यो, मानिसको भीडले तिनलाई वरिपरिबाट ठेलामठेल गरी रह्यो।

43 एकजना बाह्र बष देखि रक्तस्त्रावले पिडित एउटी आइमाई पनि त्यहाँ थिई। आफ्नो सारा जेथा वैधको ओखती-मूलोमा खर्च गर्दा पनि तिनलाई निको पार्ने कोही निस्कनन्।

44 त्यो आइमाई पछि पछि आएर येशूको कोटको छेउ छोई। त्यसै समयदेखि त्यसको रक्तस्त्राव बन्द भयो।

45 अनि येशूले भन्नु भयो, “मलाई कसले छोयो?”

सबैले भने कि तिनीहरू कसैले उनलाई छोएका छैनन्। पढसले भने, “गुरुज्यू, मानिसहरू वरिपरि छन् अनि तिनीहरूले तपाईंलाई ठेलिरहेका छन्।”

46 तर येशूले भन्नुभयो, “कसैले मलाई छोयो। मैले मबाट शक्ति निस्केर गएको चाल पाएँ।”

47 जब त्यो आइमाईले यी कुराहरू सुनी, ऊ लुक्न सकिन, ऊ काम्दै आई अनि येशूको अघि निहुरिएर टुङ्गबट गरी। ती जम्मे मानिसहरूको अघि त्यस आइमाईले येशूलाई स्पर्श किन गरी अनि कसरी झट्टे आफ्नो रोगबाट मुक्त भएकी थिई बताई।

48 येशूले त्यस आइमाईलाई भन्नु भयो, “मेरी छोरी, तिम्रो विश्वासले तिम्री निको भयो। शान्तिंसँग जाऊ।”

49 जब येशूबाट गरिरहनु भएको थियो, एकजना सभा-घरका अगुवा घरबाट आए र भने, “तिम्री छोरी मरिसकेकी छे। अब गुरुलाई कष्ट नदेऊ।”

50 जब येशूले यो कुरा सुन्नु भयो। उहाँले याइरसलाई भन्नु भयो, “नडराऊ केवल विश्वास गर अनि तिम्रो छोरी निको भई हाल्छे।”

51 येशू त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पढस, यहून्ना, याकूब र त्यो केटीको बाबु र आमालाई पनि लानु भयो। उहाँले अरू मानिसहरूलाई भित्र पस् दिनु भएन।

52 सबै मानिसहरू त्यो केटी मरेकोमा हँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, “नरोऊ त्यो मेरेकी छैन, ऊ सुतिरहेकी छे।”

53 मानिसहरू येशूको कुरा सुनेर हाँस लागे किनभने त्यो केटी मेरेकी छ भनेर तिनीहरूलाई थाहा थियो।

54 तर येशूले त्यो केटीको हात समादु भयो अनि भन्नुभयो, “सानो छोरी, उठ।”

55 त्यसको प्राण फर्केर आयो, अनि त्यो जुस्क्क उठी। येशूले भन्नु भयो, “यसलाई केही खान देऊ।”

56 त्यो केटीका आमा बाह्रह्र छक्क परे। उहाँले यो घटनाको विषयमा तिनीहरूलाई कसैलाई नभन्नु भनी आदेश दिनु भयो।

9

येशूले बाह्रजना प्रेरितहरूलाई पठाए

(मती 10:5-15; मर्कस 6:7-1)

1 येशूले बाह्रजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो।

2 येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्ने बाहिर पठाउनु भयो।

3 उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिँड्छौ, साथमा लौरो, खानेकुरा, झोला र रुपियाँ पैसा केही नलेजाऊ।

4 कुनै घरमा गयो भने फर्किने समय नभएसम्म त्यही बस।

5 यदि शहरका मानिसहरूले तिम्रीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खट्टाको धुलो समेत टक्काएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।”

6 त्यसकारण प्रेरितहरू बाहिर गए। तिनीहरू सुसमाचार प्रचार गर्दै र प्रत्येक बिमारी मानिसलाई निको पार्दै सबै शहरहरूमा यात्रा गरे।

येशूको बारेमा हेरोद अन्योल

(मती 14:1-12; मर्कस 6:14-29)

7 शासक हेरोदले यी सब घटनाहरू थाहा पाए। तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बसिसमा दिने यहून्ना मृत्युबाट बौरी उठेका छन्।”

8 अरू मानिसहरूले भने, “एलिया हामीकहाँ आउनु भएको छ।” अनि अरू कोही मानिसहरूले भने, “धेरै समय अघिका अगमवक्ताहरूमा एकजना बौरी उठेका छन्।”

9 हेरोदले भने, “मैले यहून्नाको टाउको छिनाएको हुँ। तर म जसको विषयमा सुन्दैछु त्यो मानिस को हो?” हेरोदले येशूलाई हेर्ने प्रयास गरे।

येशूद्वारा पाँच हजार भन्दा अधिक मानिसलाई भोजन

(मती 14:13-21; मर्कस 6:30-44; यहून्ना 6:1-14)

10 जब प्रेरितहरू फर्कि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुट्कै लिएर जानुभयो।

11 तर तिनी कहाँ गए मानिसहरूले थाहा पाए। तिनीहरू उहाँको पछि लागे। तिनीहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो।

12 साँझमा बाह्रजना प्रेरितहरू येशूकहाँ आए अनि भने, “यो ठाउँमा कुनै मानिस बस्दैन, यिनीहरूलाई फर्काइदेऊ, यी मानिसहरूलाई तिनीहरूको खाना र सुत्ने व्यवस्थाको लागि वरिपारिकै बस्ती र शहरमा जाऊन।”

13 तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।”

प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुई टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?”

14 त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू थिए।

उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस लगाऊ।”

15 त्यसपछि चेलाहरूले त्यसै गरेर अनि सबै मानिसहरू भुईँमा बसे।

16 येशुले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेर्नुभयो अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले ती खानेकुरा टुक्रा-टुक्रा पार्नुभयो अनि प्रेरितहरूलाई दिनुभयो। उहाँले खानेकुरा मानिसहरूलाई बाँड्न प्रेरितहरूलाई आह्वान गर्नु भयो।

17 सबैले अघाउन्जेल खाना खाएर अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरि भयो।

पत्रुस भन्छन् येशुनै खीष्ट हुन्

(मती 16:13-19; मर्कस 8:27-29)

18 एकपल्ट येशु एकलै प्रार्थनामा बस्न गएको थियो। जम्मै चेलाहरू एकैसाथ त्यहाँ आए। येशुले तिनहरूलाई सोध्नु भयो, “मानिसहरूको विचारमा म को हुँ?”

19 चेलाहरूले भने, “कसैले तपाईंलाई बलिस्मा दिने यहुन्ना हुन् भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्छन्। अनि कति मानिसहरूले पहिलेका अगमवक्ताहरू मध्ये जीवनामा फर्की आएका हुन् भन्छन्।”

20 त्यसपछि येशुले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँही म को हुँ?”

पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं खीष्ट हुनुहुन्छ।”

21 येशुले यो कुरा कसैलाई नभन्नु भनेर तिनीहरूलाई चेतावनी दिनुभयो।

येशु भन्नुहुन्छ उहाँ मनुं पर्छ

(मती 16:20-28; मर्कस 8:30-91)

22 त्यसपछि येशुले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बोरी उठाइनेछ।”

23 येशुले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफ्नो सबै इच्छाहरू अस्वीकार गर्नु पर्छ। उसले प्रत्येक दिन क्रूसको कष्ट भोग्नु पर्छ अनि मलाई पछ्याउनु पर्छ।

24 जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ।

25 किनभने के लाभ हुन्छ यदि कसैले सारा संसार जिताएर पनि आफैलाई नोकसानामा पार्छ अथवा हराउँछ?

26 यदि कुनै मानिस म र मेरो वचनसँग लजाउँछ भने जति बेला मेरा पिताको र मेरो महिमा लिएर पवित्र स्वर्गदूतहरूसँग आउँछ त्यति बेला त्योसित म पनि लजाउँछु।

27 म तिमीहरूलाई साँचो भन्दछु तिमीहरूको मृत्यु अघि तिमीहरू मध्ये केही मानिसहरूले यही उभिएर परमेश्वरको राज्य देख्नुपाउने छन्।”

मोशा, एलिया र येशु

(मती 17:1-8; मर्कस 9:2-8)

28 प्रायः आठ दिनपछि येशुले यी कुराहरू भन्नु भयो, उहाँले पत्रुस, यहून्ना र याकूबलाई लिनुभयो अनि, पर्वतमा गएर प्रार्थना गर्नुभयो।

29 जब येशुले प्रार्थना गरिर रहनु भएको थियो, उहाँको अनुहार बाढिल्यो अनि उहाँले लगाउनु भएको वस्त्र सेतो भएर चम्कने भयो।

30 दुइजना मानिस त्यहाँ प्रकट भएर आइ येशुसँग बात गर्न लागे। तिनीहरू मोशा र एलिया थिए।

31 मोशा र एलिया पनि चम्के अनि तिनीहरू येशुसँग उहाँको मृत्युको विषयमा बात गर्दै थिए जो यरूशलेममा हुनेवाला थियो।

32 पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिएर अनि येशुको महिमा देखे। तिनीहरूले येशुको साथमा दुइजना उभिएका मानिसलाई देखे।

33 जब मोशा र एलिया जान लागेका थिए, पत्रुसले भने, “हे गुरुज्यू, हामीलाई यही बस्नु असल छ। हामी यहाँ तीनवटा डेरा बनाउँछौं एउटा तपाईंलाई, एउटा मोशालाई अनि एउटा एलियाको लागि।” पत्रुसले जान्दैन थिए कि उसले के भनिरहेको छ।

34 पत्रुसले जब यी कुराहरू भन्दै थिए, त्यसैबेला तिनीहरूलाई वरिपरिबाट बादलले ढाक्यो। पत्रुस, याकूब र यहून्ना बादल ढाकेको देखी डराए।

35 बादलबाट एउटा आवाज यसो भन्दै आयो। “यी मेरो पुत्र हुन् मैले उनलाई छानेको छु। उनको आज्ञा पालन गर।”

36 जब त्यो आवाज आयो, येशु मात्र त्यहाँ हुनु हुन्थ्यो। पत्रुस, याकूब र यहून्ना चूपचाप बसे। तिनीहरूले के देखे कसैलाई भनेनन्।

येशुद्वारा दृष्टात्मा लागेको ठिटो निको

(मती 17:14-18; मर्कस 9:14-27)

37 भोलिपल्ट येशु, पत्रुस, याकूब र यहून्ना पाहाडबाट तल झरे। मानिसको टूलो भीड उहाँलाई भेट्न आयो।

38 भीडबाट एकजनाले चिच्याएर येशुलाई भने, “हे गुरुज्यू, दया गरी आउनुहोस् अनि मेरो पुत्रलाई हेरिदिनु होस्। त्यो मेरो एउटै पुत्र हो।

39 शैतानको दुष्ट आत्मा मेरो पुत्रमा आउँछ अनि त्यो त्यति नै बेला चिच्याउँछ औ त्यसले आफुमाथि होश हराउँछ अनि मुखबाट फीज निकाल्छ। त्यो दुष्ट-आत्माले सधैं कष्ट दिन्छ अनि त्यसबाट फर्केर कहिल्यै जाँदैन।

40 मैले तपाईंको चेलाहरूलाई पनि त्यसबाट दृष्ट-आत्मा निकाल्ती दिनु भने तर तिनीहरूले त्यसो गर्न सकेनन्।”

41 येशुले उत्तर दिनुभयो, “अविश्वासी र भड्किएका वंशकाहरू हो! कहिलेसम्म म तिमीहरूसँग बस्नु अनि सहैर रहनु?” तब उहाँले त्यो मानिसलाई भन्नुभयो, “तिम्रो पुत्रलाई यहाँ ल्याऊ।”

42 जब ठिटो आउँदै थियो, त्यो भूतले त्यसलाई त्यही भँडामा पछारी दियो अनि त्यो केटो काम्दै थियो अनि आफ्नो नियन्त्रण बाहिर रह्यो। तर येशुले त्यस दृष्टात्मालाई कडा चेतावनी दिनु भयो। त्यसपछि त्यो केटोलाई निको पारेर बाबुलाई सुम्पि दिनु भयो।

43 परमेश्वरको महान शक्ति देखेर सबै मानिसहरू आश्चर्य चकित भए।

येशुद्वारा आफ्नै मृत्युको विवरण

(मती 17:22-23; मर्कस 9:30-32)

येशुले गरेका चीजहरूदेखि मानिसहरू अझ सम्म आश्चर्य चकित थिए। उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो,

44 “अब म तिमीहरूलाई जे भन्दैछु कहिल्यै नबिर्सनु मानिसका पुत्रलाई केही मानिसहरूको नियन्त्रणमा सुम्पिदिनेछ।”

45 तर चेलाहरू येशूले भन्नुभएको यी कुराहरूको अर्थ केही बुझेनन्। यसको अर्थ तिनीहरूले चेलाहरू त्यस विषयमा उहाँलाई सोध्न डराए।

सबभन्दा मुख्य मानिस

(मती 18:1-5; मार्कस 9:33-37)

46 येशूका चेलाहरू आपसमा तिनीहरू मध्ये को चाँहि सबभन्दा महान् होला भनेर बहस गर्न थाले।

47 येशूले तिनका चेलाहरूले गरेको बहसको विषय बुझि हाल्नु भयो। यसकारण उहाँले एउटा बालकलाई लिनु भयो अनि आफ्नो छेउमा उभ्याउनु भयो।

48 अनि आफ्नो चेलाहरूलाई भन्नु भयो, “यदि कसैले मेरो नाम लिएर यस बालकलाई ग्रहण गर्छ भने, त्यसले मलाई पनि ग्रहण गर्छ। अनि कसैले मलाई ग्रहण गर्छ भने उसले ती मलाई पठाउनेलाई ग्रहण गर्छ जुन मानिस तिमीहरू माझ सानो छ, ऊ नै सब भन्दा महान हो।”

जो तिमीहरूको विस्दृमा छैन, त्यो तिमीहरूपट्टि छ

(मार्कस 9:38-40)

49 यहुन्नाले जवाफ दिए, “हे गुरुज्यू, मानिसहरूदेखि भूतहरू भगाउनलाई एकजना मानिसले तपाईंको नाउँ लिँदैथियो। त्यो मानिस हाम्रो दलमा नभएकोले हामीले उसलाई त्यसो गर्नुवाधा दियौं।”

50 येशूले यहुन्नालाई भन्नु भयो, “त्यसलाई नरोक। यदि कुनै मानिस तिम्रो बिस्दृ छैन भने त्यो तिमी पट्टिनै हुन्छ।”

शामरिया शहर

51 येशूको स्वर्गारोहणको समय नजीक आउँदै थियो। उहाँले यरूशलेम जाने निश्चय गर्नुभयो।

52 येशूले कोही मानिसहरूलाई आफू भन्दा अघि पठाउनु भयो। ती मानिसहरू येशूको निम्ति प्रत्येक कुरो तयार राख्नुलाई सामरियाको एउटा शहरमा गए।

53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गर्न मानेनन् किनभने उहाँ यरूशलेम तर्फ जानु हुँदै थियो।

54 याकूब, यहुन्नाले र येशूका चेलाहरूले यी सबै देखे। तिनीहरूले भने, “हे प्रभु, के हामीले स्वर्गबाट आगो बोलाए मानिसहरूलाई भस्म पार्नु भन्ने तपाईं चाहनुहुन्छ?”

55 तर येशूले पछि फर्केर तिनीहरूलाई हप्काउनु भयो।

56 त्यसपछि येशू र उहाँका चेलाहरू अर्का शहरतिर लाग्नु भयो।

येशूको अनुसरण

(मती 8:19-22)

57 उनीहरू सबै नै बाटोम जाँदैथिए। कुनै एकले उहाँलाई भने, “तपाईं जहाँ जानुहुन्छ म पनि तपाईंसँगै जान्छु।”

58 येशूले भन्नुभयो, “स्यालहरूको बस्ने दलोहरू छन्। चरा-चुरूङ्गीहरूको बस्ने गुँडहरू छन्। तर मानिसको पुत्रलाई कुनै ठाउँ छैन जहाँ उसले आफ्नो शिर अडाउन सकोस।”

59 येशू ले अर्को मानिसलाई भन्नु भयो, “मेरो पछि लाग।”

तर त्यो मानिसले भन्यो, “हे प्रभु, पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस।”

60 तर येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा मानिस गाड्न देऊ। तर तिमी जाऊ अनि परमेश्वरको राज्यको विषयमा प्रचार गर।”

61 अर्को मानिसले भने, “प्रभु म तपाईंको पछि लाग्नेछु, तर पहिले मेरो आफन्तहरूबाट बिदा लिन दिनुहोस।”

62 येशूले भन्नुभयो, “यदि कुनै मानिसले हलोमा हात लगाएर पछिल्लिर हेर्छ भने, त्यो परमेश्वरको राज्यको लायक हुने छैन।”

10

येशूले बहतर जनालाई पठाउनु भयो

1 त्यसपछि, प्रभु येशूले 72* जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुई-दुई जनाको दल बनाई आफू जुन-जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो।

2 येशूले भन्नु भयो, “फसल त धेरै छ, तर खेतालाहरू कम्ती छन्। यसर्थ फसलका प्रभुलाई प्रार्थना गर ताकि उहाँले आवश्यकता अनुसार खेतालाहरू पठाउन सकुन।

3 “अब तिमीहरू जानसक्छौ। तर सुन! म तिमीहरूलाई पठाउँदैछु, अनि तिमीहरू ब्वाँसोहरू माझ भेडा जस्तै हुनेछौ।

4 पैसा, झोला जुता केही साथमा नलैजाऊ। बाटो हिँड्दा मानिसहरूसँग बोल्न नछाड।

5 कसैको घरमा पस्र अघि भन, ‘यस घरमा तिमीहरूलाई शान्ति होस्।’

6 यदि शान्तिप्रिय मानिस त्यहाँ छ भने, तिमीहरूको शान्तिको आशीर्वाद उहीसंग रहनेछ। यदि त्यहाँ शान्तिप्रिय मानिस छैन भने तिमीहरूको शान्तिको आशीर्वाद तिमीहरूसँगै फिर्ता हुनेछ।

7 शान्त घरमा बस, मानिसहरूले जे खाना-पिउन दिन्छन्, खाऊ। किनभने कर्मचारीले आफ्नो ज्याला पाउनु योग्यको हुन्छ। अर्को घरमा बस्नुलाई पहिलो घर नछोड।

8 “यदि तिमीहरू शहरमा जान्छौ र मानिसहरूले त्यहाँ स्वागत गर्छन् भने, तिनीहरूले जे खानेकुरा दिन्छन् खाऊ।

9 त्यस ठाँउका बिमारीहरूलाई निको पार। अनि तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ।’

10 “तर जब तिमीहरू शहरमा जान्छौ, अनि मानिसहरूले त्यहाँ तिमीहरूको स्वागत नगरे, शहरको गल्लीहरूमा आऊ अनि भन,

11 ‘तिमीहरूको विरोधमा हाम्रा पइतालामा टाँसिएको तिम्रो शहरको धूलो समेत टक्कटाएर जाँदैछौ। तर यो याद राख्नु परमेश्वरको राज्य नजिकै आएको छ।’

12 म तिमीहरूलाई भन्छु, न्यायको दिन त्यो शहरका मानिसहरूको अवस्था सदोमका मानिसहरूको भन्दा अझ असहनीय हुनेछ।

येशूद्वारा विश्वास नगर्नेहरूलाई चेतावनी

(मती 11:20-24)

* 10:1: 72 लूकाको केही ग्रीक प्रतिलिपिहरूमा 70 भनेकाछन्। 15 पदमा पनि

13 “ए खोरजिन! तँलाई धिक्कार छ! ए बेत्सैदा! तँलाई धिक्कार छ। मैले तिमीहरूमा धेरै चमत्कारहरू गरे। यदि त्यही चमत्कारहरू टायर र सीदोना गरिएको भए, त्यहाँका मानिसहरूले आफ्नो जीवनशैली अघि नै परिवर्तन गरिसकेका हुन्थे। अनि तिनीहरूले पाप गर्न छोडिसकेका हुन्थे। तिनीहरूले अघि नै शरीरमा भाँगा लगाएर खरानी घसेर आफ्नो पापहरूको निम्ति पञ्चात गरी सकेका हुन्थे।

14 तर न्यायको दिनमा टायर र सायडनका मानिसहरूका अवस्था भन्दा तिमीहरूको अवस्था अझ असहनीय हुनेछ।

15 ए कफर्नहम तिमी स्वर्गमा उचालिने छौं? अहँ! तिमीलाई पनि मृत्युको ठाउँमा खसालिनेछ।

16 “ऊ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ। तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाई ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”

शैतान झर्दछ

17 जब ती 72 जना मानिसहरू फर्केर आए, तिनीहरू खुबै खुशी थिए। तिनीहरूले भने, “हे प्रभु, जब तपाईंको नाउँ हामीले आदेश दियो भूतहरूले पनि हाम्रो आज्ञा माने!”

18 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्के झैं खसिरहेको देखें।

19 सुन, मैले तिमीहरूलाई सँपहरू र बिच्छीहरूलाई कुत्चने शक्ति दिएकोछ। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि अधिकार दिएकोछ। अनि कसैले तिमीहरूलाई हानी पुर्याउने छैन।

20 तर ती आत्माहरू तिमी हरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुशी हुनु हुँदैन। बरू तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भनी तिमीहरू खुशी होऊ।”

येशूको पितामा प्रार्थना

(मन्ती 11:25-27; 13:16-17)

21 त्यसपछि येशूलाई पवित्र आत्माले अत्यन्त खुशी बनायो। उहाँले भन्नुभयो, “हे पिता! स्वर्ग र पृथ्वीका परमप्रभु! म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्छु कि बुद्धिमान र समझदार मानिसहरूबाट तपाईंले यी कुराहरू लुकाएर राख्न भएको छ। तर तपाईंले यी कुराहरू ती बालकहरू सरहका सरल मानिसहरूमा देखाइदिनु भयो। हो पिता, तपाईंले यस्तो गर्नुभयो किनभने त्यो तपाईंको रूचि थियो।

22 “मेरा पिताले मलाई सब थोकहरू दिनुभएकोछ। कसैले जान्दैन कि पुत्र को हो-केवल पिताले मात्र जान्नुहुन्छ। अनि पिता को हुनु, कसैले जान्दैन केवल पुत्रलाई मात्र थाहा छ। मानिसहरूमा पितालाई तिनीहरूले जान्दछन् जसलाई पुत्रले बताउन खोजेको छ।”

23 त्यसपछि येशू एकलै आफ्ना चेलाहरूसँग हुनु हुन्थ्यो, उहाँ तिनीहरू पट्टि फर्कनु भयो अनि भन्नुभयो, “तिमीहरू धन्य हो। जो तिमीहरूले देख्दछौ।

24 म तिमीलाई भन्छु, धेरै आगवक्ताहरू अनि राजाहरूले यो हेर्न चाहन्थे जो तिमीहरूले देखिरहेकाछौ, तर तिनीहरूले यी बस्तुहरू देखेनन्। अनि धेरै आगवक्ताहरू र राजाहरू, सुन्न चाहन्थे तर तिनीहरूले ती सुनेनन्।”

असल सामरीको कथा

25 त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यू, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?”

26 येशूले तिनलाई भन्नुभयो, “व्यावस्थामा के लेखिएको छ? तिमीले त्यसमा के पढ्छौ?”

27 त्यस मानिसले भन्यो, “ तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ।” अनि तिमीले आफैलाई जस्तो अस मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।”

28 येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो उत्तर सही छ। त्यही गर अनि तिमीले अनन्त जीवन पाउनेछौ।”

29 त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुनु जसलाई मैले प्रेम गर्नु पर्छ?”

30 यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यस्रशलेमेदेखि यरिाको गइरहेको थियो। केही डाँकहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यही भुँइमा लडाएर छोडिारखे। त्यो मानिस प्रायः मरिसकेको थियो।

31 “संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मद्दत गर्न रोकिएनन् तिनी हिँडिने रहे।

32 एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो।

33 “त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो।

34 सामरी त्यस मानिस भएकहाँ गए अनि जैतनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाएर अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे।

35 अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, ‘यो मानिसको हेरचाह गरिदिनुहोस। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आउँदा तिर्नेछु।’”

36 त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?”

37 व्यवस्थाको शास्त्रीले उत्तर दिए, “त्यसैले जसले त्यो मानिसलाई मद्दत गरे।”

येशूले तिनलाई भन्नुभयो, “तिमी पनि जाऊ अनि त्यसै गर।”

मरियम र मार्थ

38 जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन।

39 मार्थाको एउटी मरियम नाउँ गरेकी बहिनी थिइन्। मरियम येशूको पाऊ नर बसेर उहाँको वचन सुनिहेकी थिई। तर उसको दिदी मार्थ चाँहि घरको काममा नै व्यस्त थिइन्।

40 मार्थाले धेरै काम गर्नु पर्दा रिसाउँथी। मार्थाले गएर भनी, “हे प्रभु! मेरो बहिनीले मलाई एकलै घर धन्धामा छोडेकोमा तपाईं व्याकुल हुनु हुन्न? दया गरी त्यसलाई भनिदिनोस् त्यसले मलाई मद्दत गरीस।”

41 अनि प्रभुले त्यसलाई भन्नुभयो, “मार्था, मार्था, तिमीले धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्दी रहेछौ।

42 एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन।”

11

येशुद्वारा प्रार्थना बिषय-शिक्षा

1 एक समय येशु कुनै एक ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब प्रार्थना गरी सक्नु भयो, उहाँको चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, “यहननाले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्नु पर्छ भनि सिकाए। हे प्रभु हामीले पनि कसरी प्रार्थना गर्नुपर्छ, सिकाउनुहोस्।”

2 येशुले चेलाहरूलाई भन्नुभयो, “जब तिमीहरू प्रार्थना गर्छौं, तब यसरी गर,

‘हे पिता, हामी प्रार्थना गर्छौं कि तपाईंको नाउँ सधैं पवित्र रहोस्।

हामी प्रार्थना गर्दछौं कि तपाईंको राज्यको आओस्।

3 दिनहुँ चाहिने भोजन हामीलाई दिनु होस्।

4 हाम्रा पापहरू क्षमा गरीदिनुहोस्,

जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं।

अनि हामीलाई परीक्षामा पर्न नदिनु होस्।’ ”

लगातार प्रश्न

(मती 7:7-11)

5-6 फेरि येशुले तिनीहरूलाई भन्नुभयो, “मानिलेऊ, तिमीहरूमध्ये कोही एकजना तिमीहरूको साथीको घरमा आधा रातमा जाउला अनि भनौला, ‘मेरा एकजना मित्र मलाई भेट्न अर्को शहरबाट आएका छन्। तर उहाँलाई खाना खुवाउनलाई मसित केही छैन। दया गरी मलाई तीनवटा रोटी देऊ।’

7 घरभित्रबाट तिम्रो मित्रले भनेछ, जाऊ, मलाई तकलीफ नदेऊ। ढोका अघि नै बन्द भइसकेकोछ। म मेरो छोरा छोरीहरू ओछ्यानमा छन्। अहिले उठेर म तिमीलाई रोटी दिन सकिनेँ।

8 म के भन्दछु भने मित्रताको नाताले मात्र ऊ उठ्दैन अनि रोटी दिदैन, तर उसलाई चाहिएको वस्तु यदि उसले लगातार मागिरह्यो भने उसको ढिट्टपनाले गर्दा मित्रले उठेर मागेको कुरो दिनेछ।

9 फेरि म तिमीहरूलाई भन्दछु, माग अनि तिमीहरूलाई दिनेछ, खोज अनि तिमीहरू पाउनेछौ, ढक्ढकाउ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ।

10 किनभने हरेक जसले माग्दछ, उसले पाउँदछ, अनि जसले खोज्दछ उसले भेट्दछ। अनि जसले ढक्ढकाउन्छ, उसको निम्ति ढोका उघारिनेछ।

11 तिमीहरू मध्ये कसको छोरो होला? यदि तिम्रो छोरोले माछा मागे, तिमी उसलाई के दिन्छौ? के तिम्रो पुत्रलाई तिमी साँप दिन्छौ अहं! तिमी उसलाई माछा नै दिन्छौ।

12 अथवा, तिम्रो पुत्रले अण्डा माग्यो भने, त्यसलाई के बिच्छी दिन्छौ? अहं!

13 तिमी पनि अरू मानिसहरू जस्तै दुष्ट छौ। तर तिमीहरू जान्दछौ आफ्ना बालकहरूलाई कसरी राम्रो चीजहरू दिनुपर्छ। तिम्रा स्वर्गीय पिताले उहाँसँग मानेहरूलाई पनि कति अधिक पवित्र आत्मा दिनुहुनेछ।”

परमेश्वरबाट येशुले शक्ति पाउनु भएको

(मती 12:22-30; मर्कुस 3:20-27)

14 कुनै समयमा एकजना मानिसबाट येशुले लाटा बनाउने भूत निकाली दिनुभयो। जब त्यो भूत बाहिर निस्क्यो, त्यो मानिस बोल्नु सक्ने भयो। मानिसहरू छक्क परे।

15 तर कोही मानिसहरूले भने, “बालजिबुल, भूतहरूको मालिकको शक्ति प्रयोग गरेर उहाँले भूतहरू भगाउनु हुन्छ।”

16 अरूले पनि येशुको जाँच लिन चाहन्थे। तिनीहरूले उहाँलाई स्वर्गबाट ल्याएको एउटा चिन्ह देखाउनु लगाए।

17 तर येशुले तिनीहरूको विचार थाह पाउनु भयो। यसकारण येशुले भन्नु भयो, “हरेक राज्य, जो बाँडिएको छ अनि आपसमा झगडा गर्छ भने त्यो आफै नाश हुन्छ। त्यसरी नै एउटा परिवार आपसमा झगडा गरिरहन्छ भने त्यो पनि नष्ट हुन्छ।

18 यसर्थ, यदि शैतान पनि आपसमा झगडा गरे उसको राज्य कति दिन रहला? तिमीहरू भन्दछौ कि भूतहरू भगाउनलाई मैले बालजिबुलको शक्तिलाई काममा लगाएँ।

19 यदि मैले बालजिबुलको शक्तिलाई लगाएर भूतहरू धपाउँछु भने, तिम्रो मानिसहरूले अरू भूतहरू धपाउँनलाई कुन शक्तिको प्रयोग गर्छन्? यसर्थ तिम्रो आफ्नै मानिसहरूले तिमीहरू भूलमा छौ भन्ने प्रमाण दिन्छन्।

20 तर म भूतहरू भगाउन परमेश्वरको शक्ति प्रयोग गर्छु। यसबाट प्रमाण हुन्छ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।

21 “जब कुनै बलवान मानिसले धैरै हात हतियारहरू लिएर आफ्नो घरको रक्षा गर्दछ भने, त्यसको घरमा सबै मालमत्ताहरू सुरक्षित नै रहन्छ।

22 तर यदि ऊ भन्दा बलियो मानिस आएर उसलाई जित्छ भने तब त्यो अझ बलियो मानिसले सब हात हतियारहरू जसमाथि बलियो मानिसको भरोशा थियो खोसेर लैजान्छ। तब त्यो अझ बलियो मानिसको मालहरूमाथि व्यवहार गर्छ।

23 “यदि कुनै मानिस मसँग छैन भने ऊ मेरो विरोधमा छ, जो मानिस मसँग काम गर्दैन ऊ मेरो विरोधमा छ।

रित्तो मानिस

(मती 12:43-45)

24 “जब एकजना मानिसबाट दुष्टतामा निस्कन्छ, यो विश्रामको निम्ति ओबानो ठाउँहरू खोजी हिंड्छ। अनि जब यसले कतै विश्राम गर्न ठाउँहरू पाउँदैन, यसले भन्छ, ‘म जून घरदेखि बाहिर आएको थिएँ त्यही फर्कन्छु।’

25 जब त्यो आत्मा त्यो घर फर्कन्छ त्यसले त्यो घर बढारिएको पाउँछ।

26 तब त्यो दुष्ट-आत्मा अरू सातवटा दुष्ट-आत्माहरू लिन जान्छ जो त्यो भन्दा अझ दुष्ट छन्। अनि ती सबै आत्माहरू एकसाथ गएर त्यो मानिसभित्र पस्छन् र बास गर्छन्। तब त्यस मानिसको अवस्था पहिलो भन्दा झन खराब हुन्छ।”

मानिसहरू साँचो रूपमा खुशी थिए

27 जब येशुले यी कुराहरू भन्नु हुँदै थियो एउटी स्त्री जो त्यहाँ थिई येशुलाई यसो भन्दै जोरले कराई, “धन्य हुन ती माता जसले तपाईंलाई गर्भधारण गरिन! अनि तपाईंलाई स्तन पान गराइन्!”

28 तर उहाँले भन्नुभयो, “मानिसहरू जसले परमेश्वरको वचनहरू सुन्छन् अनि पालन गर्छन् तिनीहरू वास्तविक रूपमा खुशी छन्।”

हामीलाई प्रमाण दिनुहोस्

(मती 12:38-42; मार्कुस 8:12)

29 मानिसहरूको भीड बिस्तारै बढ्दै गयो। येशूले भन्नुभयो, “यस युगमा रहेका मानिसहरू दुष्ट छन्। तिनीहरू चिन्हको रूपमा परमेश्वरबाट चमत्कार चाहन्छन्। तर कुनै चिन्ह तिनीहरूलाई दिइने छैन। केवल योनामा भएको चमत्कार मात्र चिन्ह हुनेछ।

30 योना निनवेका वासिन्दाहरूको लागि चिन्ह हुनेछन्। त्यसरी नै यस पुस्ताको लागि मानिसका पुत्र पनि चिन्ह हुनेछन्।

31 “न्यायको दिन दक्षिण देशकी रानी यो पुस्ताका मानिसहरू विरुद्ध उठ्नेछिन् अनि तिनीहरू दोषी हुनु भनी प्रमाण दिनेछिन्। किन्? किनभने सुलेमानको ज्ञानमय शिक्षा सुन्नु तिनी धेरै टाडोबाट आएका थिइन्। अनि म भन्दछु कि सुलेमान भन्दा म महान हुँ।

32 “न्यायको दिनमा निनवेका मानिसहरू यी पुस्ताको मानिसहरू विरुद्धमा उठ्नेछन् अनि तिनीहरू दोषी भएको प्रमाण दिनछन्। किन? किनभने जतिबेला योनाले मानिसहरूलाई प्रचार गरे तिनीहरूले आफ्नो हृदय र रहन-सहन समेत परिवर्तन गरे। अनि म तिमीहरूलाई भन्दछु म योना भन्दा महान हुँ।

संसारका निम्ति ज्योति बन्

(मती 5:15; 6:22-23)

33 “कुनै पनि मानिसले बत्ती बालेर पाथी मनि राख्दैन अथवा लुकाउँदैन। बरु भित्र पछेहरू सबैले देख्नु भन्ने त्यो बत्ती सामदानमाथि राखिन्छ।

34 तिमी शरीको बत्ती तिमी आँखा हो यदि तिमी आँखाहरू ठिकछन् भने तिमी सारा शरीर उज्यालाले भरिन्छ। यदि तिमी आँखाहरू नै खराब छन् भने, तिमी सारा शरीर नै अँध्यारो हुनेछ।

35 यसैले होशियार होऊ। तिमीमा भएको उज्यालो अँध्यारोमा परिणत नहोस्।

36 अतः यदि तिमी शरीर पूर्ण उज्यालाले भरिएकोछ भने अनि यसको कुनै भाग अँध्यारो छैन भने त्यो पुरै चम्कन्छ, मानौं कुनै बत्तीको किरण तिमीमाथि चम्किरहेको छ।”

येशूद्वारा फरिसीहरूको चर्चा

(मती 23:1-36; मार्कुस 12:38-40; लुका 20:45-47)

37 येशू बोली सक्नु भएपछि, एकजना फरिसीले सँगै खाना खानु भनी आग्रह गरे। अनि येशू जानु भयो अनि खान बसु भयो।

38 तर खाना खानु भन्दा अघि येशूले हात नधोएको देखेर फरिसी छक्क परे।

39 यसमा प्रभुले भन्नु भयो, “तिमी फरिसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ।

40 तिमीहरू मूर्ख हौ। जसले बाहिरी भाग बनाए उँसले भित्री भाग पनि बनाए। हो कि होइन?

41 तर भित्रपट्टि जो जे छ त्यो गरीब मानसहरूलाई देऊ। त्यसपछि तिमी पनि पूर्णरूपले सफा हुनेछौ।

42 “धिवकार तिमी फरिसीहरूलाई! तिमीहरूकोमा भएको पुदिना, आरूद अनि बगैचामा भएका अन्य जम्मे चीजहरूको दशांश परमेश्वरलाई चढाउँछौ, तर तीमीहरू परमेश्वर प्रति न्याय र प्रेम अवहेलना गर्छौ। यही कुराहरू तिमीहरूले गर्नु पर्ने हो जब तिमीहरू अन्य कामहरू गरिरहेका हुन्छौ।

43 “धिवकार तिमी फरिसीहरूलाई! तिमी सभा-घरमाहरूमा मुख्य-मुख्य आसनहरू मात्र चाहान्छौ। त्यसरीनै बजाहरूमा जाँदा मानसहरूले तिमीहरूलाई आदर गर्नु भन्ने चाहन्छौ।

44 धिवकार छ तिमी फरिसीहरूलाई! किनकि तिमीहरू कसैबाट पनि याद नहुने चिहानहरू जस्ता छौ। मानसहरू नजानिकन त्यहीमाथि भएर हिड्नेछन्।”

येशू र यहूदी गुरूहरूको वार्तालाप

45 व्यवस्थाका शास्त्रीहरू मध्ये एक जनाले येशूलाई भने, “हे गुरूज्यू जब तपाईं ले यी कुराहरू गर्नुहुन्छ, तपाईंले हामीलाई पनि निन्दा गर्नु हुँदैन।”

46 येशूले उत्तर दिनुभयो, “धिवकार तिमी व्यवस्थाका शास्त्रीहरूलाई! तिमीहरू मानिसहरूलाई यी नियम पालन गर्नु वाध्य गराउँछौ। तर तिमीहरू आफैं भने ती नियमहरू पालन गर्ने चेष्टा समेत गर्दैनौ।

47 धिवकार तिमीहरूलाई, किनभने तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। तर ती अगमवक्ताहरू तिनै हुन् जसलाई तिमी पूर्वाहस्तले मारेका थिए।

48 यसैले यो सिद्ध हुन्छ कि तिमीहरू तिमा पूर्वाहस्तले गरेका कर्महरूमा सहमत भइरहेका छौ। तिनीहरूले अगमवक्ताहरूको हत्या गरे अनि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ।

49 यसैले परमेश्वरको ज्ञानले भन्यो, म अगमवक्ताहरू र प्रेरितहरू तिनीहरूका निम्ति पठाउनेछु। तिनीहरूले कोही अगमवक्ताहरू र प्रेरितहरूलाई मार्नेछन् अनि अरूलाई सताउनेछन्।

50 “त्यसैले यो पृथ्वीको सृष्टिदेखि जति पनि अगमवक्ताहरू मरिए वर्तमान पुस्ताका तिमी मानिसहरू यसको निम्ति दण्डित हुनु पर्नेछ।

51 हाबिल देखि जकरिया सम्म जसलाई वेदी र मन्दिर माझ मारिएको थियो तिनीहरू सबैको मृत्युका निम्ति हो। म तिमीहरूलाई भन्छु, आज जति पनि तिमी मानिसहरू बाँचिरहेका छौ ती काण्डको लागि सबै दण्डित हुनेछौ।

52 “धिवकार तिमी व्यवस्थाका शास्त्रीहरू! परमेश्वरको ज्ञानको कुराहरूको चाबी तिमीहरूले लगेका छौ। तिमीहरू आफैले सिकेनौ, अनि अरूहरूलाई सिक्नु पनि वाधा गर्थौ।”

53 जब येशू जान लाग्नु भयो, व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूले धेरै कष्ट दिए। उहाँलाई धेरै प्रश्नहरूले आक्रमण गरे।

54 उहाँले केही भन्नु हुन्थ्यो कि भनेर तिनीहरूले जालमा फसाँउने चेष्टा गरे।

12

फरिसीहरू झै नहोऊ

1 हजारौं हजार मानिसहरू एकसाथ भेला भएका थिए। तिनीहरू यति विघ्न थिए कि तिनीहरू एक अर्कांलाई कुल्चन्थे। मानिसहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई भन्नुभयो, “तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस। मेरो भन्नुको अर्थ तिनीहरूको कपटीपनामा होशियारी बस।

2 प्रत्येक कुरो जो लुकाइएको छ त्यो बहिरिन्छ। प्रत्येक रहस्यका कुरा जान्नु दिइनेछ।

3 ती वचनहरू जो तिमीले अन्धकारमा भनेका छौ त्यो उज्यालोमा सुनिनेछ। तिमीले कोठाभित्र कानेखुसी गरेको कुरा घरको छानाबाट घोषणा गरिनेछ।”

केवल परमेश्वरसँग डराऊ

(मती 10:28-31)

4 त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “तिमीहरूलाई भन्दछु, ए मेरा साथीहरू! मानिसहरूदेखि नडराऊ। मानिसहरूले शरीरको हत्या गर्न सक्छन्, तर त्यो भन्दा वेशी तिमीहरूले केही गर्न सक्तैनन्।

5 तर कोसँग डराउनु पर्छ म तिमीहरूलाई बताउनेछु। तिमीहरू उहाँ एकसँग डराउनु पर्छ जोसित मारे पछि नरकमा पस्न सक्ने शक्ति छ। हो, उहाँ मात्र एक हुनुहुन्छ जससित तिमीहरू डराउनु पर्छ।

6 “पाँचवटा ससान चरचुरूङ्गीहरूको दाम दुइ पैसा मात्र पर्छ। तर परमेश्वरले ती मध्ये एउटा पनि भुल्नु हुँदैन।

7 हो, तिमीहरूको शिरमा कति केश छन् त्यो पनि परमेश्वरलाई थाहा छ। यसकारण नडराऊ। ती चराचुरूङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान् छौ।

येशूबाट लज्जित हुनु पर्दैन

(मती 10:32-33; 12:32; 10:19-20)

8 “म तिमीहरूलाई भन्दछु, यदि कुनै मानिसले अरु मानिसहरूको सामुने उसलाई मेरो हो भन्छ भने, म पनि त्यसरी परमेश्वरको दूतहरूको सामुने भन्छु कि त्यो मानिस मेरो हो।

9 तर यदि कुनै मानिसले अरु मानिसहरूको सामने उसलाई मेरो होइन भने म त्यसलाई मेरो होइन भन्नेछु। यी सब म परमेश्वरका दूतहरूको अधि भन्नेछु।

10 “यदी कसैले मानिसको पुत्रको विरुद्धमा कुरा गरे त्यसलाई क्षमा हुनेछ। तर यदि कुनै मानिसले पवित्र आत्माको विरुद्ध निन्दा गरे त्यो क्षमा हुनेछैन।

11 “जब मानिसहरूले तिमीहरूलाई सभा घरहस्ता भएका शासक अनि अधिकारी अधि पार्छन् भने आफ्नो बचाउको निम्ति कसरी के भन्नु पर्ने त्यसमा हतास नहोऊ।

12 त्यस समय पवित्र आत्माले नै तिमीलाई तिमीले भन्नु पर्ने कुराहरू सिकाउनु हुनेछ।”

येशूद्वारा स्वार्थीपन-विरुद्ध चेताउनी

13 धीँखबाट एकजना मानसिले येशूलाई भने, “हे गुरुज्यू, हाम्रा पिता मर्नु भयो। आफ्नो पिताको धन-सम्पत्तिको मसँग अंश-बण्डा गर्नलाई मेरो दाज्यूलाई भनिदिनु होस।”

14 तर येशूले त्यलाई भन्नुभयो, “मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुइजना माझ वितरण गर्नु पर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो?”

15 फेरि येशूले तिहरूलाई भन्नुभयो, “होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ, तर त्यले उसलाई जीवन दिन सक्तैन।”

16 अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयो: “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो।

17 त्यो मानिस आफै सोचन्थ्यो, ‘मैले के गर्न मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।’

18 “तब त्यस धनी मानसले भन्यो, ‘म जान्दुछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछु र त्यसलाई अन्न ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरु मेरा राम्रो चीजहरू राख्छु।

19 तब म आफैलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै वर्षको लागि मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’

20 “तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, ‘तिमी मूर्ख हो, आज रातीने तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?’

21 “यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अधि यस्ता मानिसहरू धनि होइनन्।”

परमेश्वरको राज्यलाई फहिलो ठान

(मती 6:25-34; 19-21)

22 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, बाँचनका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिप्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ?

23 खानेकुरा भन्दा जीवन धेरै मूल्यवान् छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ।

24 चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँदुहुनेछ। अनि चराचुरूङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान् हो।

25 तिमीहरू कसैले चिन्ताद्वारा आफ्नो आयुमा केही समय थप्नसक्छ?

26 यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ?

27 “जङ्गली फूलहरूलाई हेर। सोच, तिनीहरू कसरी उम्रन्छन्। तिनीहरू आफ्नै लागि केही गर्दैनन् न त वस्त्र नै बनाउँछन्। म तिमीहरूलाई भन्दछु कि सुलेमान जस्ता राजा आफ्नो समस्त वैभवको साथ पनि यी फूलहरूमा झैं एउटा वस्त्र पहिरेको थिएन।

28 परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अन्न धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिप्रो एकदमै थोरै विश्वास छ।

29 “त्यसरी नै तिमीहरूले के खाओला अनि के पिओल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर।

30 संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ।

31 यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ।

सम्पत्तिमा भरोसा नगर

32 “हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहनुहुन्छ।

33 आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिमीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भण्डार हासिल गर। त्यो भण्डार सधैँका लागि रहन्छ। स्वर्गमा तिप्रो भण्डार चोरहरूले चोर्न सक्तैन, न त किराहरूले नै नष्ट पार्न सक्छ।

34 तिप्रो हृदय त्यही हुनेछ जहाँ तिप्रो भण्डार हुनेछ।

संधै तयारी बस
(मती 24:45-51)

- 35 “तयारी बस! वज्र लगाऊ अनि तिप्रो बती उज्यालो होस।
36 त्यो नोकरहरूले झैं व्यवहार गर जो विवाह भोजबाट फर्की आउने आफ्नो मालिकको लागि पर्खी रहेको हुन्छ। मालिक आउँछ अनि ढोका ढक्ककाउँछ। नोकरले मालिकको निम्ति ढोका खोलिदिन्छ।
37 धन्य हुनु ती नोकरहरू जो मालिक घर फर्काउँदा घरमा सर्तकता साथ बसेका हुन्छन्। म तिमीहरूलाई साँचो भन्छु, मालिक आफै आफ्नो काम गर्दा लाउने लगा लगाउँछ अनि उसको नोकरहरूलाई कुसीमा बास लाउँछ। त्यसपछि मालिक स्वयंले तिमीहरूलाई खाना बाँडिदिन्छ।
38 तर नोकरहरूले, सायद आफ्ना मालिकलाई मध्य-रात सम्म अथवा त्यसपछि पनि पर्खनु पर्ला। तर तिनीहरू खुशी हुन्छन् कारण तिनीहरूका मालिक आउँदा तिनलाई पर्खिरहेका पाउनेछन्।
39 “यो कुरा सम्झी राख: घरका मालिकले कति बेला चोर आउँछ भन्ने कुरा चाल पायो भने उसले चोरलाई घर फोर्नु दिएको हुँदैन।
40 यसर्थ, तिमीहरू पनि सर्तक हो! मानिसका पुत्र अचानक आउनु हुनेछ जब कि उहाँ आउने तिमीहरूले आशा नै गरेका हुँदैनौ।”

विश्वासी नोकर को होला?
(मती 24:45-51)

- 41 पत्नसले भने, “हे प्रभु! तपाईंले हामीलाई मात्र अथवा प्रत्येकलाई यो कथा भन्नु हुन्छ?”
42 प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ।
43 मालिक आँउदा आफुले अह्राएको अनुसार नोकर काममा व्यस्त रहेको पायो भने त्यो मालिक अति खुशी हुनेछ।
44 म तिमीहरूलाई साँचो भन्छु, मालिकले त्यस नोकरलाई आफ्नो जे जति छ त्यसको रक्षक नियुक्ति गर्छ।
45 “तर यदि नोकर दुष्ट प्रवृत्तिको छ र आफ्नो मालिक झट्टै फर्कँदैन भन्ने सोच्छ भने त्यसको प्रतिफल के होला? त्यो नोकरले अरू नोकर पुष्प, झीहरूलाई कुट-पीट गर्ला अनि खाई पिई मातेर मस्त बस्ता।
46 जब मालिक आँउछ उसलाई तत्पर रहेको पाउँदैन। यस्तो त्यस दिन आउनेछ, त्यो नोकरले मालिक आँउछ भन्ने सोचेकै हुँदैन, मालिक आउँदैछ भन्ने पत्तो हुँदैन। मालिकले त्यस नोकरलाई सजाय दिनेछ अनि त्यसलाई अन्य अविश्वासीसंग पठाइदिनेछ।
47 “त्यो नोकरले जान्दथ्यो, उसको मालिकले के चाहान्थ्यो तर उ काम गर्न तत्पर रहँदैन अथवा मालिकले अह्राएको काम गर्न चेष्ट गरेन, यसर्थ त्यस नोकरले अधिक सजाय पाँउछ।
48 उसको मालिकले जे चाहान्छ यदि त्यो नोकरले जान्दैन तर जे गर्छ सजाय योग्यको काम गर्छ, उसको के गति होला? त्यस नोकरले सजाय त पाँउछ नै, तर उसले भन्दा कम्ती सजाय पाउँछ जुन नोकरले मालिकले के चाहान्छ जान्दछ तर गर्दैन। जुन मानिसलाई बेसी दिइएको छ, उसको जिम्मेवारी पनि बेसी हुन्छ। अझ जसमाथि बेसी विश्वास गरिको छ ऊबाट बेसी नै आशा पनि राखिएको हुन्छ।”

येशको बारेमा मानिसहरूको असहमति
(मती 10:34-36)

- 49 येशले लगातार भन्नुभयो: “म पृथ्वीमा आगो लयाउन आएको हुँ। तर मैले कसरी आशा गर्ने कि यो आधिदेखि नै सल्किसकेको रहेछ भन्ने।
50 म बासिसमा गरिने विभिन्न तरिकाबाट बसिस्मित हुनु परेकोछ। यो कामको अन्त नभइञ्जेल सम्म म विचलित नै रहनेछु।
51 के तिमीहरू सम्झन्छौ कि पृथ्वीलाई शान्ति दिनु नै म आएको हुँ? अहँ! म पृथ्वीलाई भाग गर्न आएको हुँ।
52 अहिलेदेखि पाँच जनाको एउटा परिवार विभाजन हुनेछ, तीन जना दुई जनाको विस्दमा जानेछन, अनि दुइजना तीन जनाको विस्दमा हुनेछन्।

- 53 बाबु र छोराहरू विभाजनमा आउनेछ:
छोरा बाबुको विस्दमा हुनेछ।
अनि बाबु छोराको विस्दमा हुनेछ।
आमा र छोरीहरू माझ विभाजन आउनेछ:
छोरी आमाको विस्दमा हुनेछ।
आमा छोरीको विस्दमा हुनेछ।
सासू र बहारी माझ फाटो आउनेछ:
बहारी सासूको विस्दमा हुनेछ।
सासू बहारीको विस्दमा हुनेछ।”

समयलाई बुझ्नु
(मती 16:2-3)

- 54 येशले मानिसहरूलाई भन्नुभयो, “जब तिमीहरूले पत्रिममा बादल बटुलिदि गरेको पाउनेछौ, तिमीहरू भन्थौ, ‘आँधी-वेही आउनेछ।’ अनि यस्तै हुन्छ,
55 त्यसरी नै, जब दक्षिणबाट बतास चलनु थाल्छ, तिमीहरू भन्नेछौ, ‘अब गरमको दिन आउनेछ।’ अनि तिमीहरू ठीक हो।
56 तिमीहरू कपटीहरू हो! तिमीहरू जान्दछौ कसरी आकाश र पृथ्वी इशाराहरू बुझ्नु।

आफ्नो समस्याहरू समाधान गर
(मती 5:25-26)

- 57 “के चाँहि सही हो भन्ने तिमीहरू माझ किन निर्णय लिन सक्तैनौ? तब तिमीहरू किन बुझ्न सक्तैनौ अहिले के भइरहेको छ?
58 मानिलेऊ, कुनै मानिससंग तिप्रो झगडा छ, अनि तिमी न्यायलय जानु लागेकाछौ। तर न्यालयमा पुग्नु अघि नै त्यो झगडा मिलाउन जे आवश्यक हुन्छ हेरेक कुरो गर। यदि त्यसो नगरे विपक्षीले तिमीलाई नयायकर्ता अघि उभ्याउनेछ। अनि नयायकर्ताले अधिकारलाई सुम्पिनेछ औ उल्ले तिमीलाई जेलमा थुन्नेछ।
59 तिमीलाई भन्छु, जब सम्म तिमीमाथि तोकिएको पैसा चुक्ता गर्दैनौ तिमीले त्यहाँबाट छुट्करा पाउनेछैनौ।”

13

तिम्रो हृदय परिवर्तन गर

1 त्यसबेला कोही मानिसहरू येशूसँग थिए। ती मानिसहरूले गालिलका मानिसहरूको विषयमा एउटा कथा येशूलाई सुनाए। पिलातसले कतिपय मानिसहरूलाई उपासना गरिरहेको बेला मारेका थिए। पिलातसले ती मानिसहरूको रगत परमेश्वरलाई बलिदान चढाएको पशुहरूको रगतसित मिसाए।

2 येशूले उत्तर दिनुभयो, “तिनीहरूमाथि यस्तो घटना घट्यो भनी के तिमीहरू गालीलका अन्य मानिसहरू भन्दा तिनीहरू अझ पापी थिए भन्ने सोच्छौं?”

3 होइन, तिनीहरू त्यस्ता थिएनन्। तर तिमीहरूले पनि आफ्नो हृदय र जीवन परिवर्तन गरेनौं भने तिमीहरू पनि सर्वनाश हुनेछौं।

4 सिलोआमको धरहरा तिनीहरूमाथि झरे अटाह जना मर्ने मानिसहरूको विषयमा तिमीहरू के सोच्छौं? के तिमीहरू तिनीहरूलाई यस्त्रलेमका अन्य सबै मानिसहरू भन्दा धेरै पापी सम्झन्छौं?

5 तिनीहरू त्यस्ता थिएनन्। तर म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गरेनौं भने तिमीहरू पनि त्यसरी नै नाश हुनेछौं?”

अनूपयोगी स्त्र

6 येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको स्त्र थियो। त्यसले त्यो स्त्रलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस स्त्रमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन।

7 त्यस दाखबारी हेर्नचाहेको लागि त्यसले एकजना नोकर पनि राखेको थियो। त्यसर्थ त्यो मानिसले आफ्नो नोकरलाई भन्यो, मैले तीन वर्ष अघिदेखि यो स्त्रमा फल खोजिरहेछु, तर केही पाइँन। यसलाई काटी देऊ! किन त्यसै जमीन खेर फाल्ने?”

8 तर नोकरले उत्तर दियो, ‘मालिक फलको लागि अझ एक वर्ष यस स्त्रलाई राखौं। मलाई यसको वरिपरि खनेर मल हाल्न दिनुहोस्।’

9 हुनसक्छ, आउँदो वर्ष यो स्त्रले अवरथै फल देला। यदि त्यसबेला सम्म पनि स्त्रले फल दिएन भने त्यलाई काटी दिऊला।”

येशूले विश्रामको दिन एउटी स्त्रीलाई निको पार्नु हुन्छ

10 विश्रामको दिन येशूले सभाघरहरूमा शिक्षा दिनुभयो।

11 सभाघरमा एउटी स्त्री थिई। ऊ भित्र दृष्टामा पसेको थियो जसद्वारा ऊ अटाह वर्षबाट कुप्रेकी थिई। त्यसको ढाड कुप्रे थियो अनि सिधा उभिन सक्तिनथी।

12 जब येशूले उसलाई देख्नुभयो र उहाँले भन्नुभयो, “ए नारी, तिमी आफ्नो रोगबाट मुक्त भयौं।”

13 येशूले उमाथि हात राख्नुभयो। त्यपछि ऊ उठ्न सकी अनि परमेश्वरको प्रशंसा गरि।

14 विश्रामको दिन यसरी येशूले जाती पारेकोमा सभा घरका प्रमुख येशूसँग रिसाएका थिए। यसकारण उहाँले त्यहाँ उपस्थित मानिसहरूलाई भन्नुभयो, “छ दिन काम गरिन्छ। अनि कुनै दिन निको पार्नेको लागि कोही आउन सक्छ। तर विश्राम को दिन निको हुनको निम्ति नआउनु।”

15 प्रभूले उनलाई भन्नुभयो, “तिमीहरू कपटी हो। तिमीहरू सबैले तिमीहरूको गोठ अथवा गधा खोलेर गोस् अथवा तवेलाबाट तिनीहरूलाई पानी पियाउन लैजान्छौ। तिमीहरू यो विश्रामको दिन पनि गर्छौं?”

16 यो स्त्री जसलाई मैले निको पारेँ ऊ हाम्रै यहूदीकी छोरी हुन्। तर शैतानले उसलाई अटाह वर्षसम्म बाँधेर राख्यो। के विश्रामको दिन उसको बन्धनबाट छुटाउने काम ठीक थिएन?”

17 जब येशूले यसो भन्नुभयो, सबै मानिसहरू जसले उहाँको निन्दा गरे तिनीहरू लज्जित भए। अनि भिडका सबै मानिसहरू येशूले गरेको त्यस्तो अचम्मित कार्यका निम्ति खुशी भए।

परमेश्वरको राज्य के जस्तो होला?

(मती 13:31-33; मार्कुस 4:30-32)

18 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गर्दुं?”

19 परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैँचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर स्त्र भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।”

20 येशूले फेरि भन्नु भयो, “म परमेश्वरको राज्यलाई केसित तुलना गर्दुं?”

21 त्यो खामिर जस्तो हो, जो एउटी आइमाईले एउटा ठुलो भाँडोमा आँटासँग रोटी बनाउन मिसाउँछे। त्यो खामिरले सबै मुसेको आँटालाई फुलाउँछ।”

साँघुरो ढोका

(मती 7:13-14, 21-23)

22 येशू प्रत्येक गाउँ र शहरमा शिक्षा दिँदै जानुभयो। उहाँ यस्त्रलेम जान यात्रा गरिरहनु भएको थियो।

23 कसैले उहाँलाई भने, “हे प्रभु कतिजना मानिसहरूलाई मुक्ति दिनु सकिन्छ? केवल केही?”

येशूले भन्नुभयो,

24 “साँघुरो ढोकाबाट नै प्रभु धेरै कोशिस गर, किनभने यही स्वर्गको बाटो हो। धेरै मानिसहरू त्यहाँबाट पस्ने कोशिस गर्छन्, तर कोही पनि सफल हुन सक्दैन।

25 यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भनेछन् म जादिन तिमी कहाँबाट आएका हो?”

26 तब तिमी भन्न शुरू गर्छौ, हामीले एकसाथ खाँयौं, पियौं। हाम्रो शहरका सडकहरूमा तपाईंले सिकाउनु भयो।

27 अनि फेरि उसले भनेछ, म तिमीलाई चिन्दिँन, तिमी कहाँबाट आएका हो? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौं।

28 “तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इशहाक याकूब र जम्मे अगमवक्ताहरूलाई भेट्नेछौं तर तिमीहरू बाहिर पर्यौंकिनेछौं। तब तिमीहरू स्नेछौं औ दाहा किट्नेछौं।

29 मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्। परमेश्वरको राज्यमा तिनीहरू कुसीमा आसन लिन्छन्।

30 अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।”

यस्त्रलेममा येशूको मृत्युको भविष्यवाणी

(मती 23:37-39)

- 31 त्यसै बेला कोही फरसीर येशुकहाँ आए अनि भने, “यहाँदिखि टाडा जाऊ अनि लुक। हेरोदले तपाईंलाई मार्न चाहन्छ।”
- 32 येशुले तिनीहरूलाई भन्नुभयो, “जाऊ अनि त्यो स्याललाई भन, ‘आज र भोलि मानिसहरूमा भएको भूतहरू भगाउछु अनि बिमारीहरू निको पार्ने काम गर्छु। तेस्रो दिन, मेरो सबै काम सिद्धिन्छ।’
- 33 तर आज र भोलि मैले मेरो काम गर्ने पर्छ। तब अर्का दिन, म जानै पर्छ, किनभने सबै अगमवक्ताहरू यरूशलेमा मर्ने पर्छ।
- 34 “ए यरूशलेम, यरूशलेम! तिमीहरूले अगमवक्ताहरूलाई माछौं अनि परमेश्वरले तिम्रोमा पठाएका ती मानिसहरूलाई ढुङ्गाले हिकोउँछौं। धेरै पल्ट तिमीहरूको मानिसहरूलाई मैले सहयोग गर्न इच्छा गरे। मैले तिमीहरूलाई कुखुराको पोथीले जसरी आफ्ना चरलाहरूलाई पखेटा मुनि भेला गर्छ त्यसरी नै भेला गर्न चाहान्छु। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौं।
- 35 यसर्थ अब तिमीहरूको घर पूर्णरूपले उजाड हुनेछ। म तिमीहरूलाई भन्छु, यसकारण मलाई तिमीहरूले भन्ने छैनौं कि, ‘स्वागत! परमेश्वरले तिनलाई आशीर्वाद दिऊन जो परमप्रभुको नाउँमा आँउछन।’ ”

14

के विश्रामको दिनमा उपचार गर्नु उचित छ?

- 1 एक विश्रामको दिन, कुनै एक मुख्य फरिसीको घरमा खाना खानु येशू जानु भयो। त्यहाँ भएका सबै मानिसहरूले उहाँलाई खुबै नजिकबाट जाँचिरहेका थिए।
- 2 एकजना जलोदर रोगीलाई येशूको अधि ल्याइएको थियो।
- 3 येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई सोध्नुभयो, “विश्रामको दिन कसैलाई निको पार्नु उचित हो वा होइन?”
- 4 तर तिनीहरूले येशूको प्रश्नको उत्तर दिन सकेनन्। यसकारण उहाँले त्यस मानिसलाई ल्याउनु भयो अनि उसलाई निको पार्नुभयो। तब उहाँले त्यस मानिसलाई पठाइदिनु भयो।
- 5 येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई भन्नुभयो, “यदी तिमीहरूको पुत्र अथवा काम गर्ने गोस् कि गधा विश्रामको दिन कुवामा जाकिए त्यलाई झटै निकाल्दैनौं र?”
- 6 ती फरिसीहरू र शास्त्रीहरूले येशूले भन्नु भएको कुरामा केही भन्न सकेनन्।

आफ्नै प्रशंसा नगर

- 7 तब येशूले देख्नु भयो कि केही अतिथिहरूले असल कुसीहरू रोजरहेका थिए। यसकारण उहाँले यो दृष्टान्त सुनाउनु भयो:
- 8 “जब कसैले तिमीलाई विवाह भोजमा निम्त्याउँछ, मुख्य आसन नखोज। ती मानिसले तिमीहरूभन्दा पनि मुख्य मानिस निम्त्याएको हुन सक्छ।
- 9 अनि यदि तिमी आसनमा बसिरहेकाछौ भने निम्त्याउने मानिसले तिमीलाई भन्नेछ, यो मानिसलाई तिम्रो आसन देऊ। तब अन्तिम आसनमा गएर तिमीले बसु पर्नेछ।
- 10 “यसकारण जब कुनै मानिसले तिमीलाई निम्त्याए भने गएर निम्न स्तरीय आसन ओगट। तब त्यो तिमीलाई निम्त्याउने मानिस आएर भन्नेछ, ‘ए मित्र, अतिथिहरूले तिमालाई सम्मान गर्नेछन्।’
- 11 किनभने जसले आफैलाई माथि उठाउँछ त्यो तल झर्नु पर्छ। तर जसले आफैलाई निम्न स्तरको मान्छ त्यसलाई उच्च तुल्याइनेछ।”

तिमीहरूलाई इनाम मिल्नेछ

- 12 त्यसपछि येशूले तिनलाई निम्त्याउने फरिसीहरूलाई भन्नुभयो, “जब कुनै दिन तिमीहरूले बिहान वा बेलुकीको भोजन गराउन इच्छा गर्छौ त्यसबेला केवल आफ्ना साथीहरू, दाज्यू-भाइहरू, आफन्तहरू र धनी छिमेकीहरूलाई मात्र नबोलाउ। बढूलामा तिनीहरूले पनि तिमीहरूलाई खाना खान निम्तो दिन्छन् अनि तिम्रो इनाम पाइहाल्नेछौं।
- 13 यसको सट्टामा, जब कुनै त्यस्तो भोज गर्छौं, ती गरीब, कुँजो, लड्गडा र अन्धाहरूलाई बोलाऊ।
- 14 त्यपछि तिमी धन्य हुनेछौ, किनभने क्षतिपति गर्न तिमीहरूको केही पनि हुँदैन। तर जब असल मानिस मृत्युबाट बौरी उठ्नेछ त्यसबेला तिमीहरूले इनाम पाउनेछौं।”

महाभोजको एउटा दृष्टान्त

(मती 22:1-10)

- 15 येशूसँग बसिरहेका धेरै मानिसहरू मध्ये एकजनाले यो कुरा सुन्यो। त्यस मानिसले येशूलाई भन्यो, “तिनीहरू ज-जसेल परमेश्वरको राज्यमा भोज खान पाउछन्, तिनीहरू सौँचैने धन्य हुन।”
- 16 येशूले त्यस मानिसलाई भन्नुभयो, “कुनै एउटा मानिसले विशाल भोजको व्यवस्था गरेको थियो। त्यसले धेरै मानिसहरूलाई बोलाएको थियो।
- 17 जब खाना खाने बेला भयो, त्यस मानिसले आफ्नो नोकरलाई पाहुनाहरूलाई बोलाउनु पठायो, ‘आउनुहोस् प्रत्येक चीज तयारी छ।’
- 18 तर सबै पाहुनाहरूले भने कि तिनीहरू जान असमर्थ थिए। प्रत्येकले एक एक वहना बनाए। पहिलो मानिसले भन्यो, ‘मैले भखैर एउटा खेत किनेकोछु, यसर्थ यसलाई हेर्नै म जानै पर्छ। दया गरी माफ गर्नुहोस्।’
- 19 अर्को मानिसले भन्यो, ‘मैले भखैर पाँच जोर गोस् किनेकोछु, त्यसले गर्दा म तिनीहरूलाई काम सिकाउन जानु पर्दछ। मलाई दया गरी माफ गर्नुहोस्।’
- 20 तेस्रो मानिसले भन्यो, ‘मैले भखैर विवाह गरेको छु, म आउन सक्तिनँ।’
- 21 “त्यसपछि त्यो नोकर फर्कियो। त्यसले आफ्नो मालिकलाई वृतान्त सुनायो। मालिक अत्यन्तै रिसायो अनि भन्यो, ‘चाँढो गर। शहरका गल्ली र साँघुरो बाटो तिर जाऊ अनि गरीब मानिसहरू, लड्गडा र अन्धो तथा लुलाहरूलाई ल्याऊ।’
- 22 “तब त्यस नोकरले मालिकलाई भन्यो, ‘मालिक तपाईंले जे भन्नु भएको थियो, त्यो मैले गरे, तर अझै अरू मानिसहरूलाई बसाउने ठाउँ छ।’
- 23 मालिकले नोकरलाई भने, ‘मूल सडकहरू र गाँउले बाटोतिर जाऊ मानिसहरूलाई यता आउन भन ता कि घर भरियोस्। म तिमालाई भन्छु,
- 24 मेरो निम्तो पाउनेहरू मध्ये कसैले पनि मसँग भोज खान पाउने छैन।”

तिमी पहिला योजना बनाऊ

(मती 10:37-38)

- 25 धेरै मानिसहरूले येशूसँग यात्रा गरिरहेका थिए। उहाँ तिनीहरूपट्टि फर्कनु भयो अनि भन्यो,
- 26 “यदि कोही मानिस मकहाँ आँउछ भने, अनि मलाई भन्दा अधिक उसको बाबु, आमा, पत्नी, छोरा-छोरी, दाज्यू-भाइ तथा दिदी बहिनीहरूलाई प्रेम गर्छ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। कुनै पनि मानिसले आफ्नो जीवनलाई भन्दा वेशी मलाई धेरै प्रेम गर्नु पर्छ।”

- 27 यदि कसैले आफ्नो कूस (समस्या) नउठाई मलाई फछ्याउँछ भने त्यो मानिस मेरो चेला हुन सक्तैन।
- 28 “यदि तिमी एउटा भवन बनाउन चाहन्छौ भने, तिमीले पहिले बसेर त्यो बनाउनलाई कति खर्च लाग्ने हो त्यसको छलफल गर्नु पर्छ। भवनको काम पूरा सिध्याउनलाई त्यति तिप्रमा भएको पैसाले पुग्छ पुग्दैन त्यो हेर्नु पर्छ।
- 29 यदि तिमीले यसो नगरे, काम त शुरू गर्न सक्छौ तर त्यसलाई पूरा गर्न सक्तैनौ। अनि यदि पूरा गर्न नसके सबै मानिसहरूले तिमालाई खिसी गर्नेछन्।
- 30 तिनीहरूले भन्ने छन्, ‘यो मानिसले घर बनाउन त शुरू गर्थो तर पूरा गर्न भने सकेन।’
- 31 “यदि कुनै राज अर्को राजासँग युद्ध गर्न जाँदछ भने, पहिले ऊ बस्यो पर्छ, योजना बनाउनु पर्छ। यदि त्यसको दश हजार मानिसहरू छन् अनि उसको विपक्षी बीसहजार मानिसहरू लिएर आउँदछ भने, त्यसले निर्णय गर्नु पर्छ कि ऊ विजयी हुन सक्छ कि सक्तैन।
- 32 यदि उसले त्यो राजालाई जित्र सक्तैन भने उसले आफ्नो मानिसहरू अर्को राजाकोमा शान्ति प्रस्ताव राख्नको निम्ति पठाउनु पर्छ।
- 33 “त्यसरी नै, तिमीहरूले पहिले योजना बनाउनु पर्छ। मलाई फछ्याउने हो भने तिमीहरूले प्रत्येक कुरालाई छाड्नु पर्छ। नत्र तिमीहरू मेरो चेला बन्न सक्तैनौ।

आफ्नो प्रभाव नहराऊ

(मती 5:13; मार्कुस 9:50)

- 34 “नून असल चीज हो। तर यदि नूनले आफ्नो नूनिलो स्वाद हरायो भने, यो बेकामै हुन्छ। त्यसलाई फेरि नूनिलो बनाउन सकिदैन।
- 35 त्यसलाई तिमीहरूले माटो सरह अथवा विरूवाका मलका लागि समते प्रयोग गर्न सक्तैनौ। मानिसहरूले त्यसै फर्याकिदिनेछन्। “जसले मेरो कुरा सुनिरहेका छौ सुन।”

15

स्वर्गमा आनन्द

(मती 18:12-14)

- 1 अनेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँका कुराबस् सुन्न आए।
- 2 तब फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूले विरोध प्रकट गर्न थाले, “हेर! यो मानिसले पापीहरूलाई पनि ग्रहण गर्छ अनि सँगै बसेर खान्छ।”
- 3 त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयो:
- 4 “तिमीहरूमध्ये कसैको सय वटा भेडाहरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेडालाई छोडेर हराएको एउटा भेडा खोज्न जान्छ। त्यो भेडा जब सम्म पाउँदैन ऊ खोजी रहने छ।
- 5 अनि जब उसले हराएको भेडा पाउँछ ऊ अति खुशी हुन्छ। त्यो मानिसले भेडालाई आफ्नो काँधमा बोकेर ल्याउनेछ।
- 6 जब त्यो मानिस उसको घरमा फर्केर आउँछ, आफ्नो साथीहरू र छिमेकीहरूकोमा जान्छ अनि भन्छ, ‘म जस्तै खुशी होऊ, किनभने मैले हराएको भेडा पाएको छु।’
- 7 त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उन्नत्य धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्तन गर्नु कुनै आवश्यक पर्दैन।
- 8 “मानौ एउटी स्त्रीसँग दशवटा चाँदीका सिक्काहरू छन्, यदि उसले एउटा सिक्का हराई, त्यसले बत्ती बाल्छे अनि त्यो घरमा खोज्दै बढाउँछ। जबसम्म उसले सिक्का पाउँदैन खूब ध्यानपूर्वक खोज्छे।
- 9 अनि जब उसले त्यो हराएको सिक्का पाउँछे, उसले आफ्नो साथीहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मानिस खुशी होऊ किनभने मैले हराएको सिक्का पाएँ।’
- 10 त्यसरी नै, म भन्दछु, ‘जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दूतहरूको अधि खुशी छाउँछ।”

उडन्ता पुत्र

- 11 त्यसपछि येशूले भन्नुभयो, “एकजना मानिसको दुइ पुत्रहरू थिए।
- 12 कान्छो छोरोले आफ्नो बाबुलाई भन्यो, ‘पिता हाम्रो सम्पत्तिमा मेरो भागमा जे जति अंश पर्छ मलाई दिनुहोस्।’
- 13 “केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो।
- 14 आफुसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटकै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खूबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो।
- 15 अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सँग्रहरू हेर्न पठायो।
- 16 त्यो मानिस त्यति भोकाएको थियो कि उसले जुन चारो सँग्रहरूले खाँदथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन।
- 17 “तब उसले आफुलाई मूर्ख भएको अनुभव गर्यो। उसले भन्यो, ‘मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ। तर म यहाँ भोकले मर्न लागेको छु।
- 18 म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्दछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अधि पनि पाप गरे
- 19 म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै एकजना नोकर झैं राख्नु होस्।’
- 20 यसरी त्यो केटो उठ्यो अनि आफ्नो बाबु भेट्न गयो।

छोरो फर्किन्छ

- “जब निकै पर देखि ऊ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबुको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दग्दिँ गएर आँगालो हाले ओ म्वाँई खाए।
- 21 छोरोले तिनलाई भन्यो, ‘हे पिता, मैले परमेश्वर र तपाईंको अधि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’
- 22 “तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, ‘चाँडो राम्रा-राम्रा लगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औँठी पनि लगाईदेऊ अनि खुट्टामा जुता पनि लगाईदेऊ।
- 23 त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौ।’

24 किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।' त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।

जेठो छोरोको आगमन

- 25 "उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइरहेको सुन्यो।
 26 यसर्थ जेठो छोरोले एकजना नोकरलाई बोलाएर सोध्यो, 'यी सब के भइरहेको छ?'
 27 नोकरले उत्तर दियो, तिप्रो भाइ फर्केर आएको छ। तिप्र बाबुले भाइ सकुशल फर्केर आएकोमा तिनी अत्यन्तै खुशी छन्।
 28 "त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैँ गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे।
 29 त्यो छोरोले बाबुलाई भन्यो, 'मैले यतिका वर्षसम्म नोकर झैं तपाईंको सेवा गरेँ। मैले सधैं तपाईंको आज्ञा पालन गरेँ। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसँग भोज मनाउन सकथेँ।
 30 तर तपाईंको यो छोरोले आफ्नो पूरै सम्पत्ति वेश्याहरूको संगतमा उडाएको हो। अनि ऊ घर आउँदा चाँहि मोटो बाबुको समेत मारुँ लाउनु भयो।'
 31 "अनि बाबुले छोरोलाई भने, 'ए छोरो! तिमी त मसँग सँधैं छौ। मेरोमा भएको सारा सम्पत्ति तिप्रै हो।
 32 हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिप्रोभाइ मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।' "

16

असल सम्पत्ति

- 1 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, "एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारले उसको सम्पत्ति नष्ट पार्दै थियो।
 2 यसकारण तिनले त्यो भण्डारलाई बोलाए अनि भने, 'मैले तिप्रो बारेमा सुनेकोछु। तिमीले खर्च गरेको मेरो रूपियाँ-पैसाको विवरण देऊ। अब उसो तिमी मेरो भण्डारे रहन पाउने छैनौ।'
 3 "त्यसपछि त्यो भण्डारले आफैँ सोचन लाग्यो, 'मैले के गर्नु पर्ने हो? मेरो मालिकले मलाई कामबाट निकाल्नेवाला छन्। खेतमा काम गर्ने मेरो शक्ति छैन। मलाई माग्नु पनि लाज लाग्छ।
 4 म जान्दछु मैले के गर्नु पर्छ ताकि जब मैले मेरो काम गुमाउँछु, अरू मानिसहरूले मलाई तिनीहरूको घरमा बोलाउने छन्।'
 5 "यसकारण त्यो भण्डारले ज-जसले पैसा लगेका थिए प्रत्येकलाई बोलायो। त्यसले पहिलो मानिसलाई भन्यो, 'तिमीले मेरो मालिकलाई कति तिर्नु पर्छ?'
 6 त्यस मानिसले भन्यो, 'मैले तिनलाई चार हजार किलोग्राम जैतून तेल दिनुपर्छ।' त्यो भण्डारीले त्यसलाई भन्यो, 'यहाँ तिप्रो सूची छ, बसेर झट्टै सूची घटाउने काम गर र दुईहजार किलोग्राम लेख।'
 7 "त्यसपछि भण्डारीले अर्को मानिसलाई भन्यो, 'तिमीले मेरो मालिकलाई कति तिर्नुपर्छ?' त्यस मानिसले भन्यो, 'मैले तिनलाई एक सय बस्ता गर्छु दिनुपर्छ। तब त्यो भण्डारीले भन्यो, यहाँ तिप्रो सूची छ। यसलाई घटाऊ अनि अरूसी बस्ता लेख।'
 8 "परमेश्वरले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा गरे किनभने उसले चलाकी साथ काम गर्यो। हो, संसारिक मानिसहरू आत्तिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्।
 9 "म तिमीहरूलाई भन्दछु, संसारमा भएका तिप्रा चिजहरू प्रयोग गरेर आफ्नो मित्रहरू बनाऊ। जब ती चीजहरू सकिन्छ, तब तिमीहरूलाई अनन्त बास स्थानमा स्वागत हुनेछ।
 10 यदि कुनै मानिसलाई सानो कुरोमा विश्वास गर्न सकिन्छ भने ठूला-ठूला कुरामा पनि विश्वास गर्न सकिन्छ। यदि मानिस स-साना कुराहरूमा इमान्दारहीन छ भने ठूला-ठूला कुरामा पनि इमान्दारहीन हुन्छ।
 11 यदि तिमीलाई सांसारिक सम्पत्तिमा विश्वास गर्न सकिँदैन, तिमीहरूलाई कसरी साँचो सम्पत्तिको लागि विश्वास गरिन्छ
 12 यदि तिमीहरूले अर्काको सामानहरूमा विश्वासी प्रमाण गर्न सकेनौ भने तिमीहरूलाई कसले तिमीहरूकै सामानहरू दिनेछ?
 13 "एकै समयमा एउटा नोकरले दुइजना मालिकको सेवा गर्न सत्तेन। त्यो नोकरले एकजना मालिकलाई घृणा गर्छ अनि अर्कोलाई प्रेम गर्छ, अथवा त्यो एकजनाको भक्त हुन्छ भने अर्कोलाई मन पराउँदैन। एकै समयमा तिमीहरूले परमेश्वर र सम्पत्तिको सेवा गर्न सत्तेनौ।"

परमेश्वरको नियम परिवर्तन हुँदैन
(मती 11:12-13)

- 14 फरिसीहरूले यी सब सुनिरहेका थिए। फरिसीहरूले येशूको निन्दा गरे किनभने तिनीहरू सबैले धनलाई प्रेम गर्थे।
 15 येशूले ती फरिसीहरूलाई भन्नुभयो, "तिमीहरू मानिसहरूको अधि भलादमीको स्वभाव देखाउँछौ। तिमीहरू भित्र के छ परमेश्वर जान्नु हुन्छ। जुन कुरो मानिसको लागि मूल्यवान छ परमेश्वरको निम्ति त्यसको केही मूल्य छैन।
 16 "परमेश्वरले मानिसहरू मोशको व्यवस्था र आमवक्ताहरूका ग्रन्थहरू अनुसार बाँचेको चाहनुहुन्छ। तर बरिस्मा दिने यहुन्ना आएपछि नै परमेश्वरको राज्यको सुसमाचार सुनाइयो। अनेकौँ मानिसहरू परमेश्वरको राज्यमा पस्न पाउनुलाई परिश्रम गरिरहेका छन्।
 17 व्यवस्थाको सूक्ष्म अंश पनि परिवर्तन गरिनु भन्दा स्वर्ग र पृथ्वी नै अल्पिन अझ सजिलो छ।

छुटानामा र पुनर्विवाह

- 18 "यदी कुनै मानसले आफ्नो पत्नीसँग छुटानाम गर्छ र अर्को श्रीलाई विवाह गर्छ भने, ऊ व्यभिचार पापको दोषी हुनेछ। अनि कुनै मानिसले छुटानामा भएकी श्रीलाई विवाह गर्छ भने त्यसलाई पनि व्यभिचार गरेकै पाप लाग्नेछ।"
 धनी मानिस र लाजरस
 19 येशूले भन्नुभयो, "एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो।
 20 त्यहाँ लाजरस नाउँ गरेको एक गरीब मानिस बन्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अधि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो।
 21 यदि त्यसले त्यस धनी मानिसले खाएर उत्रेको खान पाए पनि सन्तुष्ट हुन्थ्यो। कहिले काँही कुकुरहरूले त्यसको घाव चाटिरहेका हुन्थे।
 22 "केही समय पछि लाजरस मर्यो। स्वर्गाद्दूतहरूले लाजरसलाई बोकेर अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो।
 23 त्यसलाई नरकलोकमा पठाइयो अनि खुबै कष्टमा पर्यो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो।

24 त्यसले चिच्याएर भन्यो, 'हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औला पानीमा चोबन् सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्। किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।'

25 "तर अब्राहामले भने, 'हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ।

26 तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुन सत्कैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन।'

27 "त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्।

28 मेरा पाँचजना भाइहरू छन्। यदि लाजरसले तिनीहरूलाई चेटाउनी दिए भने, तिनीहरू यो कष्टमय ठाउँमा आउने छैनन्।

29 "तर अब्राहामले भने, 'तिनीहरूको लागि पढ्न मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्।'

30 "तर त्यो धनी मानिसले भन्यो, 'होइन! पिता अब्राहाम! यदि कोही मेरेकाहरूबाट एक जना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्।'

31 "फेरि अब्राहामले भने, 'होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।' "

17

पापको कारण नबन र सधैं क्षमा गर्न तयार होऊ

(मती 18:6-7, 21-22; मार्कुस 9:42)

1 येशूले उहाँको चेलाहरूलाई भन्नुभयो, "मानिसमा पाप गराउने घटनाहरू घट्छन् नै। तर जसले त्यसो गर्छ, उसलाई अत्यन्तै दुःख हुन्छ।

2 त्यो मानिस जो द्रुवल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फर्काकिनु असल हुनेछ।

3 यसकारण होशियार बस।

"यदि तिम्रो भाइले पापहरू गर्दैछ भने उसको दोष देखाइ देऊ। तर उसले पश्चाताप गर्छ र पाप गर्न बन्द गर्छ भने उसलाई क्षमा गर।

4 तिम्रो भाइ यदि दिनमा सातवटा भूल गर्छ र यदि उसले प्रत्येक पल्ट नै भूल स्वीकार्छ भने उसलाई क्षमा गर्नु।"

तिम्रो विश्वास कति ठूलो छ?

5 प्रेरितहरूले प्रभुलाई भने, "हाम्रो विश्वास बढाइदिनोस्।"

6 प्रभुले भन्नुभयो, "यदि तिमीमा रायोको गोडा जत्रो मात्र विश्वास छ भने, तिमीहरू त्यस कालो किम्बुको रूखलाई भन्न सक्छौ, 'तँ आफै उखेलिएर समुद्रमा रोपिन जा!' अनि त्यो सखले तिमीहरूको आज्ञा पालन गर्नेछ।

विश्वासी नोकर हुने चेष्टा गर

7 "मानिलेऊ तिमीहरूमध्ये कसैको एकजना नोकर छ जो खेत जोतिरहेको हुन्छ अथवा भेडा चराइरहेको छ। जब काम सिध्याएर भित्र आँउछ, त्यलाई तिमी के भन्छौ? 'आऊ अनि खाना खान बस'?

8 अहं! तिमी त्यो नोकरलाई भन्नेछौ, 'मेरो निम्ति खाना तयार पार खाई पिई सक्छु तब तिमी खाऊ।'

9 नोकरले त्यसरी आदेश पालन गरेकोमा त्यो अभारी हुन्छ? हुँदैन।

10 तिमीसंग पनि यस्तै हो। जब तिमीहरूलाई गर्नु दिएको प्रत्येक काम गर्दछौ, 'तिमीरूले भन्नु पर्छ, हामी कुनै खास धन्यवाद पाउने योग्यको होइनौ। हामीले जे गर्नु पर्ने थियो त्यही काम मात्र गरेकाछौ।' "

धन्यवादी बन

11 येशू यरूशलेमातिर जाँदै हुनु हुन्थ्यो। उहाँ सामरिया र गालील हुँदै जानु भयो।

12 उहाँ एउटा गाँठमा आइपुनु भयो। त्यहाँ उहाँलाई दसजना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएपुन, किनभने तिनीहरू सबै कोडीका विमारीहरू थिए।

13 तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, "हे येशू गुरुज्यू! दया गरी हामीलाई सहायता गर्नुहोस्।"

14 जब येशूले ती मानिसहरूलाई देखु भयो, उहाँले भन्नुभयो, "जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैलाई देखाऊ।"

जब ती दसजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए।

15 जब कुनै एकजना मानिसले आफु निको भएको थाहा पायो, त्यो फर्केर येशूकहाँ गयो। त्यसले ठूलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो।

16 त्यो येशूको चरणमा घोप्टियो अनि येशूलाई धन्यवाद चढायो। त्यो मानिस यहूदी नभई सामरी थियो।

17 येशूले भन्नुभयो, "दसजना मानिस निको भए, ठीक हो? अरू नौ जना कहाँ छन्?"

18 के यो सामरी मात्र परमेश्वरलाई धन्यवाद चढाउन आएको?"

19 तब येशूले त्यसलाई भन्नुभयो, "उठ! तिमी जान सक्छौ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।"

परमेश्वरको राज्य तिमीभित्रै छ

(मती 24:23-28, 37-41)

20 कोही फरिसीहरूले येशूलाई सोधे, "परमेश्वरको राज्य कहिले आउनेछ?"

येशूले भन्नुभयो, "परमेश्वरको राज्य आउँदछ तर त्यसरी आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ।

21 मानिसहरूले भन्ने छन्, 'हेर परमेश्वरको राज्य यहाँ छ!' अथवा, 'त्यहाँ छ!' होइन, परमेश्वरको राज्य तिमी भित्रै छ।"

22 तब येशूले चेलाहरूलाई भन्नुभयो, "समय आउनेछ जब तिमीहरूले मानिसको पुत्रको कुनै दिन हेर्नलाई खुबै चाहना गर्नेछौ, तिमीहरू हेर्ने योग्यका हुने छैनौ।

23 मानिसहरूले तिमीहरूलाई भन्नेछन्, 'हेर, यो त्यहाँ छ!' अथवा हेर, 'यो यहाँ छ!' जहाँ छौ तिमीहरू त्यही बस, टाडा नजाऊ अनि नखोज।

जब येशू फेरि आँउनु हुन्छ

24 "तिमीहरूले यो जान्नेछौ कि मानिसको पुत्र फेरि कहिले आउनु हुन्छ। उहाँको आउने दिन बिजुली जस्तो हुनेछ जुन आकाशको एक अनबाट अर्को अनन्त सम्म चम्कन्छ।

- 25 तर त्यो भन्दा अघि, मानिसको पुत्रले अनेकौं कष्टहरू सहनु पर्छ अनि यो पुस्ताका मानिसहरूबाट अस्वीकृत हुनुपर्छ।
 26 “मानिसको पुत्र आउंदा पनि त्यही हुनेछ जुन नहको समयमा भएको थियो।
 27 नहको समयमा, जब सम्म नह डुङ्गामा पसेन मानिसहरू खान्थे, पिउँथे, विवाह गर्दै थिए, अनि गाउँदैथिए। तब बाढी आयो अनि सबै नष्ट पार्यो।
 28 “यो पनि लूतको समय जस्तै हुनेछ जब परमेश्वरले सदोमको सर्वनाश गर्नुभयो। ती मानिसहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, विक्री गर्दै थिए, रोउँदै थिए अनि आफ्नै लागि भवनहरू बाण्डै थिए।
 29 लूतले शहर छाड्ने समय सम्म मानिसहरू यी सब गरिरहेकै थिए। तब आकाशबाट आगो र गन्धक बस्यो अनि प्रत्येकलाई नष्ट पार्यो।
 30 जब मानिसको पुत्र आउनु हुन्छ, एकदमै त्यस्तै हुनेछ।
 31 “त्यसदिन, यदि कोही मानिस उसको घरको छानामा छ भने, अनि उसको समानहरू घरभित्र छ भने ऊ ती समानहरू लिन जानु पर्दैन। त्यसरी यदि कोही मानिस खेतमा छ भने त्यसले पनि घर फर्किनु पर्दैन।
 32 विचार गर, लूतकी पत्नीलाई के भएको थियो।
 33 “जुन मानिसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ। तर कसैले आफ्नो जीवन गुमाउँछ भने त्यसले त्यो बचाउनेछ।
 34 त्यसबेला एउटा पलङ्गामा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ।
 35 दुईजना श्रीहरू एक साथ काम गरिरहेका हुनेछन्, एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।”
 36 *
 37 चेलाहरूले येशुलाई भने, “यो कहाँ हुनेछ, प्रभु?”
 येशुले उत्तर दिनुभयो, “जहाँ लाश हुन्छ त्यहाँ गिद्धहरू भेला हुन्छन्।”

18

परमेश्वरले मानिसहरूलाई उत्तर दिन्छन्

- 1 त्यसपछि येशुले चेलाहरूलाई सधैं प्रार्थना गर्नु अनि कहिल्यै निराश नहुनु भनेर शिक्षा दिनुभयो। येशुले तिनीहरूलाई सिकाउन यस्तो दृष्टान्त भन्नुभयो,
 2 “कुनै एउटा शहरमा एकजना न्यायधीश बस्थे। उसले परमेश्वर बारे वास्तै गर्दैन थिए। उसले यो पनि वास्ता गर्दैन थिए कि मानिसहरूले उसको बारेमा के-के सोचछन्।
 3 त्यही शहरमा एकजना नारी थिई। त्यसको लोभने मरिसकेको थियो। त्यो विधवाले धेरै पल्ट त्यो न्यायाधीशलाई भनी, ‘यहाँ एउटा मानिस छ जसले मलाई अन्याय गर्दछ। मेरो अधिकार बचाइ दिनुहोस्।’
 4 तर न्यायाधीशले त्यस विधवालाई कुनै प्रकारको सहायता गर्न चाहेनन्। लामो समय पछि न्यायाधीशले बिचार गर्‍यो, ‘परमेश्वरको बारेमा म वास्तै राखिनेँ। अनि मानिसहरूले मेरो विषयमा के सोचछन् त्यसको पनि म वास्ता गर्दैन।
 5 तर यो विधवाले भने मलाई हैरान पारी। यदि त्यसले चाहेको न्याय गरिदिँए भने उसले मलाई छोडिदिने छे। नत्र भने घरी-घरी आउँछे अनि त्यसले मलाई हैरान बनाउँछे।’ ”
 6 तब प्रभुले भन्नुभयो, “सुन! त्यो अन्यायी न्यायाधिशले जे भन्यो, त्यसमा केही अर्थ छ।
 7 परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुँदैन? तिनीहरू रात-दिन उहाँसँग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरूलाई उत्तर दिनु दिनुलाई गर्नु हुन्न।
 8 म तिमीलाई भन्दछु, उहाँले आफ्ना मानिसहरूलाई तर्नै सहाएता गर्नु हुन्छ। तर जब मानिसको पुत्र फेरि आउनु हुन्छ, के उहाँले पृथ्वीमा उहाँलाई विस्वास गर्ने मानिसहरू पाउनुहुन्छ?”

परमेश्वरसँग ठीक बस

- 9 कतिजना मानिसहरूले सोचे कि तिनीहरू खुबै असल छन्। तिनीहरूले प्रत्येकलाई हेला गर्छन्। येशुले भयो:
 10 “कुनै एक समयमा फरिसी र एकजना महसूल उठाउने मानिस थिए। एकदिन ती दुवै मन्दिरमा प्रार्थना गर्न गए।
 11 फरिसी कर उठाउनेदेखि केही टाढा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्‍यो, त्यसले भन्यो, ‘हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराप्नो मानिस होइन। म चोरी, ठग र ब्यभिचारी पापहरू गर्दिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराप्नो होइन।
 12 म असल छु; हाम्रा दुइपल्ट उपवास बस्छु अनि आफ्नो कमाईबाट दशांश दिन्छु।’
 13 “त्यो महसूल उठाउने एकै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गर्‍यो, त्यसले स्वर्गपट्टी पनि हैरान। त्यसले परमेश्वरको अधि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, ‘हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हूँ।’
 14 म तिमीहरूलाई भन्दछु, जब त्यो घर गयो, त्यो परमेश्वरसँग ठीक थियो। तर त्यो फरिसी, जसले आफूलाई असल हूँ भन्ने सम्झन्थ्यो त्यो परमेश्वरसँग ठीक थिएन। जुन मानिसले आफूलाई ठूलो ठान्दछ त्यो तुच्छ हुनेछ। तर जुन मानिसले आफूलाई तुच्छ ठान्छ त्यो महान हुनेछ।”

परमेश्वरको राज्यमा को पस पाउने छ?

(मती 19:13-15; मर्कस 10:13-16)

- 15 कोही मानिसहरूले आ-आफ्ना बालकहरू येशुकहाँ ल्याउँदै थिए ताकि येशुले तिनीहरूलाई छोएर आशीर्वाद दिनुभएको होस्। तर चेलाहरूले जब देखे, तिनीहरूले मानिसहरूलाई हकारे।
 16 तर येशुले ती ससाना बालकहरूलाई बोलाउनु भयो अनि चेलाहरूलाई भन्नुभयो, “ती स साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यी बालकहरू जस्तै मानिसहरूको हो।
 17 म तिमीहरूलाई साँचो भन्दछु तिमीहरूले ससाना बालकले केही थोक ग्रहण गरे जस्तै परमेश्वरको राज्यलाई पनि ग्रहण गर्नु पर्छ। नत्र तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछौ!”

एकजना धनी मानसद्वारा येशुलाई एउटा प्रश्न
 (मती 19:16-30; मर्कस 10:17-31)

* 17:36: लूकाको केही ग्रीक लिपिहरूमा पद 36 यस्तो लेखिएको छ: “दुईजना मानिसहरू एउटै खेतमा हुनेछन्, एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ।”

- 18 एकजना यहूदी अगुवाले येशुलाई सोधे, “हे उत्तम गुरु, अनन्त जीवन पाउँन मैले के गर्नु पर्छ?”
 19 येशुले तिनलाई भन्नुभयो, “तिमीले मलाई किन उत्तम भन्दछौ? केवल परमेश्वर मात्र उत्तम हुनुहुन्छ।
 20 तैपनि म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमीले परमेश्वरको आज्ञाहरू जान्दछौ: ‘व्यभिचार नगर्नु, नचोर्नु, अरुको विषयमा झट्टो नबोल्नु, बाबु-आमालाई सम्मान गर्नु।’^{२०}
 21 तर ती अगुवालाले भने, “म सानोदेखी यी आज्ञाहरू पालन गर्दै आएको छु।”
 22 जब येशुले यस्तो सुन्नुभयो, उहाँले त्यो अगुवालाई भन्नुभयो, “तर त्यहाँ अझै एउटा तिमीले गर्नु पर्न काम बाँकी छ। तिम्रोमा भएको सबै चीजहरू बिक्री गर अनि पैसाहरू गरीब मानिसहरूलाई बाँडिदेऊ अनि स्वर्गमा तिमीले इनाम पाउनेछौ। त्यसपछि तिमी आऊ अनि मलाई फछ्याऊ!”
 23 तर जब उसले यी कुराहरू सुन्थे ऊ अत्यन्त दुःखी भयो किनभने त्यो मानिस साँढे धनी थियो।
 24 जब येशुले त्यो मानिसलाई दुःखी भएको देख्नु भयो, उहाँले भन्नुभयो, “साँचै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु कठिन छ।
 25 हो, धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा ता बरू ऊँटलाई सियोको नाँथ्रीबाट छिर्नु सजिलो पर्छ।”

कसले चाँहि उद्धार पाउँछ?

- 26 जब त्यहाँ भएका मानिसहरूले यो सुने, तिनीहरूले भने, “त्यसो भए कसले उद्धार पाउँछ?”
 27 येशुले भन्नुभयो, “जे मानिसको निम्ति असम्भव काम छ परमेश्वरको निम्ति सम्भव छ।”
 28 पढ्नुसले भने, “हेर्नुहोस हामीले सबै कुरा त्याग्यौ तपाईंको अनुयायी भएकाछौं।”
 29 येशुले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। प्रत्येक मानिस जसले आफ्नो घर, पत्नी, दाज्यू-भाइहरू, आमाबाबु, अथवा बालकहरू परमेश्वरको राज्यका निम्ति छोडेको छ
 30 तिनले यो जीवनमा यी सब भन्दा धेरै पाउनेछ। अनि जब त्यो मानिस मर्छ, त्यसले परमेश्वरसँग सधैंको लागि बसे मौका पाउनेछ।”

येशु आफ्नो मृत्यु बारे फेरि चर्चा गर्नुहुन्छ

(मत्ती 20:17-19; मर्कस 10:32-34)

- 31 त्यसपछि येशुले बाहे प्रेरितहरूलाई अर्को तिर लानु भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “सुन! हामीहरू यरूशलेम जाँदैछौं। मानिसको पुत्रका विषयमा अगमवत्ताहरूले जे-जे लेखेकाछन् ती सबै पुरा हुनेछन्।
 32 उहाँकै मानिसहरू उहाँको विष्णुमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरूले उहाँको उपहास गर्नेछन्, अनि उहाँलाई थक्ने छन्।
 33 तिनीहरूले उहाँलाई कोरा लाउने छन् अनि मार्नेछन्। तर उहाँ मरेको तीन दिनपछि, फेरि बैरी उठ्नु हुनेछ।”
 34 प्रेरितहरूले यी कुराहरूको अर्थ बुझ्ने चेष्टा गरे, तर ती वास्तविक कुरा बुझ्न सकेनन् कारण यो तिनीहरूबाट लुकेको थियो अनि तिनीहरूले केही पनि बुझेनन्।

येशुद्वारा अन्धो मानिस निको

(मत्ती 20:29-34; मर्कस 10:46-52)

- 35 येशु यरीको शहर नजिक आइपुगु भयो। त्यहाँ एकजना अन्धो मानिस बाटोको छेउमा बसिरहेको थियो। त्यो अन्धोले मानिसहरूसँग भीख मागिरहेको थियो।
 36 जब त्यसले त्यही बाटोबाट भीड आएको चाल पायो, त्यसले सोध्यो, “के भइरहेको छ?”
 37 ती मानिसहरूले त्यसलाई भने, “नासरतको येशु यो बाटो आउनु हुँदछ।”
 38 त्यो अन्धो मानिस अत्यन्त हर्षित भयो अनि भन्यो, “येशु दाऊदका पुत्र। ममाथि दया गर्नुहोस!”
 39 मानिसहरू जो भीड अगाडी थिए त्यो अन्धो मानिलाई गाली गर्न लागे। तिनीहरूले त्यसलाई नबोल्नु भने। तर त्यो अन्धो मानिस जोड-जोडले चिच्यायो, “दाऊदका पुत्र! ममाथि दया गर्नुहोस।”
 40 येशु त्यहाँ उभिरु भयो अनि भन्नुभयो, “त्यो अन्धो मानसलाई मकहाँ ल्याऊ!” जब त्यो अन्धो मानिस येशु भएकोमा पुग्यो, उहाँले सोध्नु भयो,
 41 “तिमीले मबाट के गरिदिएको चाहन्छौ?”
 त्यो अन्धो मानिसले भन्यो, “हे प्रभु म फेरि देख्न चाहन्छु”
 42 येशु ले त्यसलाई भन्नुभयो, “दृष्टि पाऊ, तिम्रो विश्वासले तिमीलाई बचाएको छ।”
 43 त्यसपछि त्यो मानिसले देख्न सक्ने भयो। त्यसले परमेश्वरलाई धन्यावाद चढाउँदै येशुलाई फछ्याउन लाग्यो। जति पनि मानिसहरूले यी सब देखे तिनीहरूले परमेश्वरको प्रशंसा गर्न थाले।

19

जक्कै

- 1 येशु यरीहो शहर भएर जाँदै हुनुहुन्थ्यो।
 2 यरीकोमा एकजना जक्कै नाउँ भएको मानिस बस्थे। तिनी महसूल उठाउने हाकीम औ धनवान मानिस थिए।
 3 तिनी येशु को हुन भनी हेर्न चाहन्थे। आर मानिसहरू पनि त्यहाँ उहाँलाई हेर्न चाहन्थे। जक्कै एकदमै पुडको मानिस थिए अनि उनले मानिसहरूको भीडमा येशुलाई देख्न सक्ने थिएनन्।
 4 अनि येशु आउँदै गरेको ठाँउ पुग्नु तिनी अघि दौडे। तिनी नेभाराको रूखमा चढे जहाँबाट तिनले येशुलाई देख्न सक्थे।
 5 जब येशु त्यो ठाउँमा आइपुगु भयो उहाँले जक्कैलाई रूखमाथि देख्न भयो। उहाँले तिनलाई भन्नुभयो, “जक्कै, झट्टै तल ओर्लेर आऊ! आज म तिम्रो घरमा बास बस्नु पर्छ।”
 6 त्यसपछि जक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशुलाई स्वागत गर्न पाउँदा खुबै खुशी भए।
 7 सबै मानिसहरूले यो देखे। तिनीहरू यसो भन्दै विरोध गर्न लागे, “हेर येशु कस्ता मानिससँग बस् जानु हुँदछ? जक्कै पापी हो।”
 8 जक्कैले प्रभुलाई भन्यो, “म असल काम गर्न चाहन्छु। म गरीबहरूलाई मेरो आधा सम्पति दिनेछु। अनि यदि मैले कसैलाई ठगेकोछु भने तिनीहरूलाई चार गुणा अधिक तिर्नेछु।”

☆ 18:20: प्रस्थान 20:12-16, व्यवस्था 5:16-20 बाट उद्धृत गरिएको।

- 9 येशुले भन्नुभयो, “यो मानिस असल हो। निश्चय नै यी अब्राहामको परिवारको हुनुपर्छ। आज जकै आफ्नो पापहरूबाट मुक्त भएको छ।
10 मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको हो।”

परमेश्वरले दिनुभएको चीजहरू प्रयोग
(मती 25:14-30)

- 11 येशु यरूशलेम नजिकै पुग्न भएको थियो। कोही मानिसहरूले सोचे कि परमेश्वरको राज्य झैँ आउँदछ।
12 मानिसहरूले यस्तै सोचका होलान् भनेर येशुले थाहा पाउनु भयो, अनि उहाँले तिनीहरूलाई यो कथा सुनाउनु भयो: “एकजना कुलीन मानिस आफ्ना निम्ति राजा हुनु टाडा देशमा जानलाई तयारी गर्दै थिए। तब फर्केर घर आई आफ्ना मानिसहरूमा पनि शासन गर्ने थिए।
13 यसकारण तिनले प्रत्येकलाई एक-एक थैलो पैसा दिए। तिनले भने, ‘म फर्केर नआउंजेलो यो तिमीहरूले व्यापार गर्दै गर।’
14 तर राज्यमा भएका अरू मानिसहरूले उसलाई घृणा गरे। अनि तिनीहरूले एकदल आफ्ना मानिसहरूलाई यसो भन्नु पठाए, ‘हामी यस मानिसलाई राजा बनाउन चाहदैनौ।’
15 “तर त्यो मानिसलाई राजा बनाइयो। जब तिनी आफ्नो देश फर्के तिनले भने, ‘ती नोकरहरूलाई बोलाऊ जससित मेरा पैसा छन्। म जान्न चाहन्छु तिनीहरूले ती पैसाबाट कतिसम्म कमाए।’
16 पहिलो नोकर आयो अनि भन्यो, ‘मालिक, मैले तपाईंले दिनु भएको एक थैलो पैसाले दस थैला पैसा कमाएँ।’
17 राजाले त्यो नोकरलाई भने, ‘अति राम्रो! तिमी असल नोकर हो। तिमीहरू सानो कुरामा विश्वासी थियो। यसकारण म मेरा दशवटा शहर शासन गर्न तिमीलाई नियुक्ती गर्छु।’
18 “दोस्रो नोकरले भने, ‘मालिक, मैले तपाईंको एक थैलो पैसाले अरू पाँच थैलो पैसा कमाएँ।’
19 राजाले त्यो नोकरलाई भने, ‘तिमीले पनि पाँचवटा शहरहरूमा शासन गर।’
20 “त्यपछि अर्को नोकर आयो। त्यसले राजालाई भन्यो, ‘मालिक! यहाँ तपाईंको पैसाको थैलो छ। मैले यसलाई लुगाले बेहेर लुकाईराखेको थिएँ।
21 मलाई तपाईंदेखि अति डर थियो किनभने तपाईं अत्यन्त कठोर मानिस हुनुहुन्छ। तपाईंले आफूले नकमाएको पनि लानु हुन्छ, तपाईंले बीऊ नछरी बाली काट्नु हुन्छ।’
22 “त्यपछि राजाले त्यो नोकरलाई भने, ‘तिमी खराब नोकर हो! म तिमीलाई तिम्रै शब्दहरूबाट न्याय गर्छु। तिमीले भन्यौ म कठोर मानिस हुँ। तिमीले यसो पनि भन्यौ कि मैले जे कमाएको थिइनँ त्यो पैसा लिन्छु अनि जे रोपेको थिइनँ त्यसको फसल उठाउँछु।
23 यदि यी सबै साँचो हो भने मेरो पैसालाई तिमीले बैकमा राख्न सक्थ्यौ। अनि जब म फर्केर आँँ, मेरो रूपियाँले व्याज कमाएको हुन्थ्यो।’
24 त्यसपछि राजाले त्यहाँ उभिरहेका मानिसहरूलाई भने, ‘रूपियाँको थैलो यसबाट लेऊ, अनि जुन नोकरकोमा दश थैली रूपियाँ छ त्यसलाई नै देऊ।’
25 “ती मानिसहरूले राजालाई भने, ‘तर मालिक, त्यो नोकरको त अधिबाटे दश थैलो रूपियाँ छ।’
26 “राजाले भने, ‘म भन्छु जसकोमा धेरै छ उसलाई धेरै नै दिइन्छ, अनि जसकोमा छैन, त्यसकोमा जो छ त्यो पनि लगेरिन्छ।
27 अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन् जसले म राजा भएको चाहँदैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अधि तिनीहरूको हत्या गर।’ ”

येशु राजा झै यरूशलेममा प्रवेश गर्नु भएको

(मती 21:1-11; मर्कुस 11:1-11; यहुन्ना 12:12-19)

- 28 यी सबै कुराहरू जब येशुले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो।
29 उहाँ जेतन नाउँ भएको पहाड नजिकको बेथानी शहरमा पुगनु भयो। उहाँले आफ्ना दुइजना चेलाहरूलाई बोलाउनु भयो अनि
30 तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुने छ त्यहाँ जाऊ। जब शहरमा पस् लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ।
31 कसैले गधा किन खोल्दछौ भनी तिमीलाई सोधे भने भन, ‘यो गधा मालिकलाई चाहिएको छ।’ ”
32 दुवै चेलाहरू शहरतिर लागे। तिनीहरूले गधालाई येशुले भन्नु भए झै पाए।
33 जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?”
34 चेलाहरूले जवाफ दिए, “प्रभुलाई यसको अवश्यकता छ।”
35 यसकारण तिनीहरूले त्यो गधालाई येशुलाई ल्याए। चेलाहरूले आफ्ना लुगाहरू गधाको पिठौंमा बिछ्याए। त्यसपछि तिनीहरूले येशुलाई त्यो गधामा चढाए।
36 येशु गधामाथि चढेर यरूशलेम तर्फ लाग्नुभयो। मानिसहरूले येशुको लागि आफ्नो लुगाहरू बाटोमा ओछ्याए।
37 येशु यरूशलेम पुग्ने लाग्नु भएको थियो। उहाँ जेतन डाँडाको फेदीमा पुग्न भएको थियो। चेलाहरूको सम्पूर्ण भीड नै खुशी थियो। तिनीहरू परमेश्वरलाई धन्यवाद चढाउँदै थिए। तिनीहरूले परमेश्वरको शक्तिपूर्ण कार्यहरू देखेर उहाँलाई कराई कराई धन्यवाद चढाउँदैथे।
38 तिनीहरूले भने,

“ धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्। ”

भजनसंग्रह 118:26

स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”

- 39 भीडमा उभिएर कोही फरिसीहरूले येशुलाई भने, “गुरूज्यु! यस्तो कुराहरू नभन्नु भनेर तपाईंका चेलाहरूलाई भन्नुहोस्।”
40 तर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्ने पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी दुइजनाहरू यसको लागि चिच्याउनेछन्।”

यरूशलेमकोलागि येशुको विलौना

- 41 येशु यरूशलेम नजिक आईपुगनु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो।
42 उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाट आँझेल परेको छ।

43 एउटा समय आउँदैछ कि तिप्रो शत्रुहरूले तिप्रो वरिपरि वाधाहरू खडा गराउने छन्। तिमीलाई तिनीहरूले वरिपरिबाट घेर्नेछन् अनि तिमी सबै तिरबाट घेरामा पर्नेछौ।

44 तिनीहरूले तिमीलाई र तिप्रो मानिसहरूलाई ध्वंस गर्नछन्। तिप्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन। यो घटना घट्नेछ, कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउनु हुन्छ।”

येशूको मन्दिरतर्फ प्रस्थान

(मती 21:12-17; मार्कुस 11:15-19; यहून्ना 2:13-22)

45 येशू मन्दिरमा जानु भयो। त्यहाँ सामान बेच्नेहरूलाई खेदनु भयो।

46 उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ।’^७ तर तिमीहरूले यसलाई ‘डकहरको वासस्थान’ बनाएका छौ।^८”

47 येशूले मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र कोही मानिसहरूका प्रमुखहरू येशूलाई मार्ने दाजु खोजिरहेका थिए।

48 तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरूले येशूलाई कसरी मार्नु पर्ने हो जान्दैन थिए।

20

यहूदी प्रमुखहरूद्वारा येशूलाई प्रश्न

(मती 21:23-27; मार्कुस 11:27-33)

1 एकदिन येशू मन्दिरमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। उहाँले परमेश्वरको राज्यको विषयमा सुसमाचारहरू भनिरहनुभएको थियो। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र बूढा यहूदी प्रमुखहरू उहाँ भएकोमा प्रश्न गर्न आए।

2 तिनीहरूले सोधे, “हामीलाई भन्नु होस, कुन अधिकारले तपाईं यी सब काम गर्नु हुन्छ? कसले तपाईंलाई यस्तो अधिकार दियो?”

3 येशूले उत्तर दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई भन:

4 जब यहून्नाले मानिसहरूलाई बलिस्मा दिए त्यो अधिकार तिनले परमेश्वरबाट कीमानिसबाट पाएका थिए?”

5 तिनीहरूले यस विषयमा आपसमा बहस गरे, “यदि हामीले भन्यौं, ‘यहून्नाको बलिस्मा परमेश्वरबाट भएको थियो,’ तब उनले भन्नेछन्, ‘त्यसो भए यहून्नालाई किन विश्वास नगरे को?’

6 तर यदि हामीले भन्यौं, ‘यहून्नाको बलिस्मा मानिसद्वारा भएको हो,’ तब सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने तिनीहरूले यहून्नालाई अगमवत्ताको रूपमा विश्वास गर्छन्।”

7 अनि तिनीहरूले भने, “यो कहाँबाट आयो हामी जान्दैनौ।”

8 यसर्थ येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसैले म यी कामहरू कुन अधिकारबाट गर्दछु, भन्दिन।”

परमेश्वरले पुत्रलाई पठाउँछन्

(मती 21:33-43; मार्कुस 12:1-12)

9 त्यसपछि येशूले दृशन्त कथा सुनाउनुभयो, “एकजना मानिसले खेतमा दाखहरू रोपे। उसले आफ्नो खेत केही खेतीवालहरूलाई किरायमा दिए। त्यसपछि ती मानिस धेरै समयको लागि बाहिर गए।

10 त्यसपछि, खेतमा दाखको फसल उठाउने समय आयो। अनि त्यो मानिसले आफ्नो एकजना नोकरलाई ती खेतीवालहरूकहाँ आफ्नो पाउनु पर्ने दाखको भाग लिन पठायो। तर खेतीवालहरूले त्यो नोकरलाई कुटपिट गरे अनि खाली हात पठायो।

11 फेरि त्यो मानिसले अर्को नोकरलाई पठायो। खेतीवालहरूले त्यो नोकरलाई पनि पिटे। तिनीहरूले त्यसलाई कुनै सम्मान गरेनन्। ती खेतीवालहरूले उसलाई खाली हात पठाए।

12 उसले अझ तेस्रो नोकर पठायो। खेतीवालहरूले त्यलाई नराप्पो प्रकारले कुटे अनि बाहिर फर्काए।

13 “त्यो खेतको मालिकले भन्यो, ‘अब मैले के गर्नु पर्ने हो? म मेरो प्यारो छोरोलाई पठाउनेछु। हुन सक्छ खेती वालहरूले मेरो छोरोलाई आदर गर्छन्।’

14 जब खेतीवालाहरूले छोरोलाई देखे, तिनीहरूले आपसमा भने, ‘यो हाप्न मालिकको छोरो हो।’

15 त्यसपछि खेतीवालहरूले उसको छोरोलाई खेतबाट बाहिर निकालिदिए अनि त्यसलाई मारे।

“यो खेतको मालिकले अब के गर्नेछ?”

16 तिनी आउनेछन्, अनि ती खेतीवालहरूलाई मार्नेछन्। त्यसपछि तिनले त्यो खेत अन्य खेतीवालहरूलाई दिनेछन्।”

मानिसहरूले यो कथा सुने। तिनीहरूले भने, “अहाँ! यस्तो कहिल्यै नहोस।”

17 तर येशूले तिनीहरूको आँखामा हेर्नुभयो अनि भन्नुभयो, “त्यसो भए, यो लेखिएको अर्थ के होला:

‘डकमीहरूले नचाहेको त्यही ढुङ्गा चाही कुनाको शिर ढुङ्गा बन्यो?’

भजनसंग्रह 118:22

18 प्रत्येक मानिस जो ती ढुङ्गामा बजारिनु पर्छ चक्रमाचर हुनेछ। अनि यदि त्यो ढुङ्गा कसैमाथि खसे त्यसले तिनलाई धूलो पीठो पर्नेछ।”

19 येशूले भनेको यो कथा यहूदी प्रमुखहरूले सुने। तिनीहरूकै निम्ति भनिए झैं बुझे। त्यसर्थ तिनीहरूले त्यति बेले येशूलाई पक्रिने चेष्टा गरे। तर तिनीहरू मानिसहरूसँग डराए।

यहूदी प्रमुखहरूद्वारा येशूको परिक्षा लिने चेष्टा

(मती 22:15-22; मार्कुस 12:13-17)

20 यसपछि व्यवस्थाका शास्त्रीहरू र मुख्य पूजाहारीहरूले येशूलाई होसियारीसित चियो गरे। तिनीहरूले केही गुप्तचरहरू येशूकहाँ पठाए अनि तिनीहरूलाई असल मानिस झैं व्यवहार गर्न भने। तिनीहरूले येशूको बनाईमा केही खोट निकाल्नु चाहान्थे। यदि तिनीहरूले कुनै खोट पाए येशूलाई राज्यपाल अघि सुम्पिदिने थिए, जसको येशूमाथि शक्ति अनि अधिकार थियो।

✧ 19:46: यशैया 56:7 बाट उद्धृत गरिएको।

✧ 19:46: यर्मिया 7:11 बाट उद्धृत गरिएको।

21 अनि तिनीहरूले येशूलाई सोधे, “गुरुज्य हामी बुझ्छौं कि तपाईं जे बोल्नु हुन्छ अनि शिक्षा दिनु हुन्छ त्यो सही छ। तपाईं सबै मानिसहरूलाई निष्पक्ष सित त्यहीँकुरा सिकाउनु हुन्छ। अनि तपाईं सधैं नै परमेश्वरको मार्गको विषयमा सत्य सिकाउनु हुन्छ।”

22 हामीलाई भन्नुहोस, के हामीले कैसरलाई कर तिर्नु उचित छ वा छैन?”

23 तर येशूले तिनीहरूको चलाकी चाल पाई हाल्नुभयो। यसर्थ उहाँले तिनीहरूलाई भन्नुभयो,

24 “एउटा सिक्का मलाई देऊ। यो सिक्कामा कसको नाउँ छ? अनि यसमा कसको चित्रको छाप छ?”

तिनीहरूले भने, “कैसरको।”

25 येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो हो भने कैसरको चीज कैसरलाई नै देऊ अनि परमेश्वरको परमेश्वरलाई नै देऊ।”

26 उहाँ ज्ञानमय उत्तर सुनेर तिनीहरू छक्क परे। तिनीहरूले केही भन्न सकेनन्। मानिसहरूको अघि तिनीहरूले येशूलाई केही कुरामा पनि पक्रन सकेनन्, यसर्थ तिनीहरू चुपचाप बसे।

कोही सदुकीहरूद्वारा येशूको परिक्षा लिने चेष्टा

(मती 22:23-33, मार्कुस 12:18-27)

27 कोही सदुकीहरू येशूकहाँ आए। तिनीहरू विश्वास गर्दथे कि मानिस मरेपछि फेरि कहिल्यै बौरी उठ्दैन। तिनीहरूले येशूलाई भने,

28 “गुरुज्य, मोशाले लेख्नु भएको छ कि यदि कुनै विवाहित मानिस सन्तान नजन्माई मर्यो भने उसकी पत्नीलाई उसको भाईले दाज्यूको सन्तानको निम्ति विवाह गर्नुपर्छ अनि दाज्यूको लागि सन्तान जन्माउनु पर्छ।

29 कुनै एक समयमा सातजना दाज्यू-भाइ थिए। जेठाले एउटी श्रीलाई विवाह गरे, तर मरिहाले। उसको कुनै सन्तान थिएन।

30 अनि दोस्रो भाईले त्यो विधवालाई विवाह गरे, अनि ऊ पनि मरिहाले।

31 तब तेस्रो भाईले उसलाई विवाह गर्‍यो अनि उपनि मर्यो। त्यस्तै घटना अरु भाइहरूसित पनि घट्यो। तिनीहरू सबै सन्तान नभई मरे।

32 अन्तमा त्यो श्री पनि मरी।

33 तर सबै सात दाज्यू-भाइहरूले त्यसलाई विवाह गरेका थिए। अनि जब मानिसहरू मरेर बौरिन्छन् त्यो श्री कसकी पत्नी हुन्छे?”

34 येशूले ती सदुकीहरूलाई भन्नुभयो, “पृथ्वीमा मानिसहरूले आपसमा विवाह गर्छन्।

35 तर ती मानिसहरू जसलाई भविष्यको संसारका निम्ति योग्य ठानिन्छ अनि मृत्यूबाट उठाई ल्याइन्छ तिनीहरू विवाह गर्दैनन् अथवा तिनीहरूको विवाह गराइदैन।

36 त्यतिवेला तिनीहरू स्वर्गदत्त झैं हुनेछन् अनि मर्ने छैनन्। तिनीहरू पुनर्जीवित गराइएकाछन्।

37 मोशाले जलिरहेका पोथ्रोको वर्णन गर्दा स्पष्टरूपले भनेका छन् कि मानिसहरू मृत्यूबाट बौरी उठ्दैनन्। परमप्रभुलाई मोशाले ‘अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले भन्नुभएकोछ।’

38 परमेश्वर मुर्दाहरूको परमेश्वर हुनुहुन्न तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरू जिउँदो छन्।”

39 कोही व्यवस्थाका शास्त्रीहरूले भने, “हे गुरु, तपाईंको उत्तर सही हो।”

40 उहाँलाई अरु धेरै प्रश्न गर्ने साहस कसैलाई भएन।

के ख्रीष्टनै दाऊका पुत्र हुन्?

(मती 22:41-46; मार्कुस 12:38-40, लूका 11:37-45)

41 त्यसपछि येशूले भन्नुभयो, “मानिसहरूले किन ख्रीष्टलाई दाऊदको पुत्र भन्छन्?

42 भजनको पुस्तकमा, दाऊद अफै भन्छन्,

‘परमप्रभुले मेरा प्रभु ख्रीष्टलाई भन्नु भएकोछ:

तिमी मेरो दाहिने हातपट्टि बस,

43 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा शक्तिको वशमा पार्नेछैन।’

भजनसंग्रह 110:1

44 दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भनी सम्बोधन गर्छन्। तब कसरी ख्रीष्ट दाऊदको छोरो हुन सक्छन्?”

नियमका शास्त्रीहरू विरुद्ध चेतावनी

(मती 2:31-36; मार्कुस 12:38-40; लूका 11:37-54)

45 जब सबै मानिसहरूले सुनिरहेका थिए येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,

46 “व्यवस्थाका शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लाम-लामा बन्न लगाएर वरिपरि घुम्न चाहन्छन्। तिनीहरू बजारतिर जाँदा मानिसहरूले सम्मान गर्छन् भन्ने चहान्छन्। सभा-घरहरूमा मुख्य-मुख्य आसन ओगट्न चाहन्छन्। भोजनहरूमा तिनीहरू अझ वेशी सम्मानित आसन ओगट्न चहान्छन्।

47 तर तिनीहरू विधवाहरूलाई धोका दिन्छन् र तिनीहरूको घर लुट्छन्। अनि तिनीहरू देखावटीको लागि लामा-लामा प्रार्थना गर्छन्। परमेश्वरले तिनीहरूलाई धेरै कडा दण्ड दिनुहुनेछ।”

21

साँचो दान

(मार्कुस 12:41-44)

1 येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेट्टीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो।

2 त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा तौँबाका साना-साना सिक्काहरू पेट्टीमा हाल्दै गरेको देख्नुभयो।

3 येशूले भन्नु भयो, “म तिमीहरूलाई साँचो भन्दछु, यो गरीब विधवाले अरु सबैले भन्दा धेरै दिई।

4 किनभने धनीहरूले आफूलाई नचाहिएको सम्पत्तिबाट भेट्टी चढाए। तर यो विधवा अत्यन्तै गरीब छे अनि उसले आफ्नो जति थियो सबै दिई। त्यो पैसा त्यसलाई जीविकाको लागि चाहिन्थ्यो।”

मन्दिरको ध्वंस

(मती 24:1-14; मार्कुस 12:1-13)

5 केही चेलाहरू मन्दिरको विषयमा बात गरिरहेका थिए। तिनीहरूले भने, “सुन्दर ढुङ्गाहरूद्वारा बनाइएको यो एउटा सुन्दर मन्दिर हो। परमेश्वरलाई चढाएको ती राम्र-राम्र चीजहरू हेर!”

6 तर येशूले भन्नुभयो, “एउटा समय आउनेछ, अहिले यहाँ तिमी जो देख्छौ प्रत्येक चीज नै नाश हुनेछ। प्रत्येक ढुङ्गा नै फर्काइनेछ। कुनै एउटा ढुङ्गा पनि अर्को माथि रहनेछैन।”

7 ती चेलाहरूले येशूलाई सोधे, “हे गुरु, कहिले यस्तो घटना हुनेछ? यी घटनाहरू हुनेवाला छ भनी जान्नलाई कस्तो चिन्ह पाइनेछ?”

8 येशूले भन्नुभयो, “सतर्क बस! मूर्ख नबन। मेरो नाम लिँदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हूँ,’ अनि, ‘सही समय आएको छ!’ तर तिनीहरूलाई नपछ्याउनु।

9 जब तिमीहरूले लडाईं र हलचलको विषयमा सुनेछौ, नडराऊ। यही कुरा पहिले हुनेछ। त्यसपछि अन्त आउनेछ।”

10 तब येशूले तिनीहरूलाई भन्नुभयो, “जाती-जातिहरू मात्र लडाईं चल्नेछ। राज्य-राज्यहरू मात्र झगडा चल्नेछ।

11 ठूलो भूकम्प जानेछ, अनि विभिन्न ठाउँमा अनिकाल अनि विमारहरू फैलिनेछ। भयानक घटनाहरू घटनेछन् अनि स्वर्गबाट ठूला-ठूला चिन्हहरू दिइनेछ।

12 “तर यी घटनाहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रिनेछन् अनि तिमीहरूलाई सताउनेछन्। तिनीहरूका सभा-घरहरूमा तिमीहरूको न्याय गरिनेछ अनि तिमीहरूलाई झ्यालखानामा हाल्नेछन्। राजाहरू र राज्यपालहरू अघि तिमीहरूलाई उभ्याइनेछ। मानिसहरूले तिमीहरूलाई यसो गर्नुको कारण तिमीहरू मेरा चेलाहरू हो।

13 तर यसले मेरो विषयमा केही भन्ने मौका पनि मिल्नेछ।

14 तिमीहरूले आफ्नो बचाउको लागि के भन्नु पर्छ त्यस विषयमा चिन्ता गर्नु पर्दैन।

15 म तिमीहरूलाई यस्तो शब्द ज्ञान दिनेछु कि तिमीहरूको कुनै शत्रुले पनि जवाफ दिन सक्तैन।

16 तिमीहरूको बाबु-आमा, दाज्यु-भाइहरू, आफन्तहरू, र मित्रहरूले समेत तिमीहरूलाई प्रशासनलाई सुम्पिनेछन्, अनि तिनीहरूले तिमीहरू मध्ये कतिलाई मार्ने पनि छन्।

17 सबै मानिसहरूले तिमीहरूलाई मेरो अनुशरण गरेकोमा त्याग गर्नेछन्।

18 तर यी सब कुराहरूले शिरको एउटा केश पनि नष्ट हुनेछैन।

19 तिमीहरूको विश्वासले गर्दा यी सबै विपदहरूबाट बाँच्नेछौ।

यस्शलेमको ध्वंस

(मती 24:15-21; मार्कुस 13:14-19)

20 “तिमीहरूले यस्शलेमको वरिपरि सबै तिरबाट फौजले घेरेको पाउनेछौ। तब तिमीहरूलाई थाहा हुनेछ कि यस्शलेमको पतनको समय नजिक आएको छ।

21 त्यसबेला यहूदियाका मानिसहरू डाँडाकाँडातिर भग्न पर्छ। मानिसहरूले तत्कालै यस्शलेम छोड्नु पर्छ। यदि तिमीहरू शहर नजिकै छौ भने, त्यहाँभित्र नजाऊ। दण्ड दिनुहुनेछ भनी लेखेका छन्।

22 त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ।

23 त्यस समय गर्भवती स्त्री र दूध बालकका आमाहरूको निम्ति भयानक हुनेछ। किन? किनभने यो भूमिमा अति कष्ट आइपर्नेछ। परमेश्वरको रिस ती मानिसहरूमाथि पर्नेछ।

24 कतिजना मानिसहरू सिपाहीहरूद्वारा मारिनेछन्। कतिजनालाई कैदी बनाई सबै देशहरूमा लगिनेछ। यस्शलेमको पवीत्र शहरमा गैरयहूदीहरूको समय शेष नहुञ्जेल तिनीहरू पाइताला उटाएर हिँडी रहनेछन्।

नडराऊ

(मती 24:29-31; मार्कुस 13:24-27)

25 “सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घटनाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू संकटमा पर्नेछन्। सागरका गर्जन र उल्लेका झोक्काहरूले तिनीहरूलाई अतालाउनेछन्।

26 मानिसहरू भयभित हुनेछन्। संसारमा के हुने हो भनी चिन्ताले तिनीहरू आतङ्कित हुनेछन्। आकाशको शक्तिहरू हल्लाइनेछन्।

27 तब मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादल माथि आउँदै गरेको देखिनेछ।

28 जब यी सब चीजहरू शुरू हुनथाल्छ, नडारउनु। माथिथिर हेर, अनि खुशी बन। किनभने जति बेला परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु हुन्छ, त्यो समय नजीक छ।”

मेरा वचनहरू अनन्तसम्म रहनेछ

(मती 24:32-25; मार्कुस 13:28-31)

29 त्यसपछि येशूले यस्तो दृष्टान्त भन्नुभयो: “यी सबै स्खहरूलाई हेर। नेभाराको स्ख यसको लागि असल उदाहरण हो।

30 जब यो हरियो हुन्छ (बढ्नेछ), तिमीहरूलाई थाहा हुनेछ कि ग्रीष्म ऋतु नजिकै आयो।

31 त्यसरीनै जब यी सब भइरहेको देख्छौ, तब परमेश्वरको राज्य नजिकै आइ पुग्न लागेको हुनेछ।

32 “म तिमीहरूलाई सँचै भन्दछु। जबसम्म यी घटनाहरू घटी सत्तैनन वर्तमान पुस्ता तुरिआएको हुँदैन।

33 आकाश र पृथ्वी ध्वंस हुनेछ, तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्।

हर समय तयार बस

34 “होशियार बस! आफ्नो समय महा-भोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झै झट्टै आइ लाग्नेछ।

35 पृथ्वीमा भएका सबैमाथि यस्तो एक्कासि आइपर्नेछ।

36 यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आइ पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।”

37 येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतून भन्ने पाहाडमा बिताउनु भयो।

38 प्रत्येक बिहान मानिसहरू मन्दिरमा जान्थे अनि येशूको शिक्षा सुन्थे।

22

यहूदी नेताहरू येशूलाई मार्न चाहन्छन्

(मती 26:1-5, 14-16; मार्कुस 14:1-2, 10-11; यूहन्ना 11:45-53)

1 यहूदीहरूको अखमीरी रोटीको चाडको समय नजिकै आइरहेका थियो।

2 मुख्य पूजाहारीहरू र व्यवस्थाका शास्त्रीहरूले येशूलाई मार्ने उपाय खोज्दै थिए। तर मानिसहरूदेखि तिनीहरू डराउँथे।

येशूको विरुद्ध यहूदाको योजना

(मती 26:14-16; मार्कुस 14:10-11)

3 येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पर्यो अनि त्यसलाई नराप्रो कार्य गर्नु प्रेरित गर्यो।

4 मन्दिरलाई पहरा दिइरहेका सिपाहीहरू र मुख्य पूजाहारीहरूसँग येशूलाई सुम्पने विषयको उपाय बारे कुराकानी गर्यो।

5 यस विषयमा मुख्य पूजाहारीहरू अत्यन्त खुशी भए। यदि यहूदाले येशूलाई सुम्पेको खण्डमा तिनीहरूले रूपिर्थाँ दिने बाचा गरे।

6 यहूदा सहमत भयो। त्यसपछि यहूदाले येशूलाई तिनीहरूकहाँ सुम्पने अवसर खोज्न थाल्यो। यो काम गर्दा भीड नरहोस भन्ने यहूदा चाहान्थ्यो।

निस्तार चाडको खाना तयारी

(मती 26:17-25; मार्कुस 14:12-21; यूहन्ना 13:21-30)

7 यो अखमीरी रोटी खाने दिन थियो। त्यो दिन यहूदीहरूले निस्तारको पाठाहरू बलिदान गरे।

8 येशूले पत्रस र यूहन्नालाई भन्नुभयो, “जाऊ अनि हाम्रो लागि निस्तार खाना तयार पार।”

9 पत्रस र यूहन्नाले येशूलाई सोधे, “तपाईं हामीले कहाँ खाना तयार पारेको रूचाउनु हुन्छ?”

येशूले तिनीहरूलाई भने,

10 “सुन! जब तिमीहरू शहर जान्छौ, त्यहाँ तिमीहरूले एउटा मानिसलाई एक जार पानी ल्याउँदै गरेको भेट्नेछौ। त्यलाई पछ्याऊ। त्यो त्यहीँ एउटा घरमा पसेछ। त्यसैकै पछि तिमीहरू लाग।

11 त्यस घरका मालिकलाई भन, ‘हाम्रा गम्ज्यूले उहाँ र उहाँका चेलाहरू निस्तार भोज कहाँ बसेर खाने सोध्न पठाउनु भएकोछ।’

12 त्यसपछि मालिकले आफ्नो घरको माथिल्लो तलाको टूलो कोठा देखाउनेछ। यो कोठामै तिमीहरूको निम्ति तयार परिनेछ। निस्तारको भोज त्यहीँ तयार गर।”

13 त्यसपछि पत्रस र यूहन्ना त्यहाँदेखि निस्किए। येशूले भन्नुभएको प्रत्येक कुराहरू नै तिनीहरूले भेटे। अनि तिनीहरूले निस्तारको भोज पनि तयार पारे।

प्रभु भोज

(मती 26:26-30; मार्कुस 14:22-26; 1 कोरिन्थी 11:23-25)

14 तिनीहरूको निस्तारको भोज गर्ने समय भएको थियो। येशू र प्रेरितहरू टेबलको वरिपरि बरिइरहेका थिए

15 येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो मृत्यु अघि तिमीहरूसँग बसेर निस्तारको भोजन गर्ने बढो इच्छा थियो।

16 किनभने जबसम्म परमेश्वरको राज्यमा यसको सही अर्थ पाइँदैन म निस्तार भोजन गर्ने छैन।”

17 त्यसपछि उहाँले एक कचौरा दाखरस लिन भयो। उहाँले परमेश्वरलाई यसको निम्ति धन्यावाद दिनुभयो। त्यसपछि उहाँले भन्नुभयो, “यो कप लैजाऊ अनि यसैबाट सबैलाई बाँड।

18 म तिमीहरूलाई भन्छु, म चाँहि परमेश्वरको राज्य नआए सम्म पिउदिन।”

19 त्यसपछि येशूले केही रोटी लिन भयो। उहाँले रोटीको लागि परमेश्वर धन्यवाद दिनुभयो अनि टुक्रा पार्नु भयो। उहाँले ति प्रेरितहरूलाई दिन भयो अनि उहाँले भन्नुभयो, “यो मेरो शरीर हो जुन म तिमीहरूलाई दिँदिछु। मेरो सम्झनाको निम्ति यसो गर।”

20 त्यसरी नै, खाना खाई सके पछि, येशूले कचौरा उठाउनु भयो अनि भन्नुभयो, “यस कचौराको तात्पर्य परमेश्वर र उहाँको मानिसहरू माझको एउटा नयाँ करार हो। यो नयाँ करार मेरो रगतबाट शुरू हुन्छ जुन मैले तिमीहरूको लागि बनाएँ।”

येशूको विरुद्ध को जानसक्छ

21 येशूले भन्नुभयो, “तिमीहरू मध्ये कोही एकजनाले मलाई धोका दिनेछौ। उसको हात टेबलमा मसँगै छ।

22 परमेश्वरले जे योजना गर्नु भएकोछ त्यो मानिसको पुत्रले पुरा गर्नेछ। तर धिक्कार छ उसलाई जसले हत्याको निम्ति मानिसको पुत्रलाई सुपिन्छ।”

23 त्यसपछि प्रेरितहरू आपसमा कुरा गर्न लागे, “हामी मध्ये कसले चाँहि येशूलाई त्यसो गर्छौं होला?”

नोकर जस्तो व्यवहार गर

24 तब तिनीहरू मध्ये को चाँहि सबै भन्दा महान होला भनी प्रेरितहरूले बहस गरे।

25 तर येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूलाई तिनीहरूका मानिसहरूसँग शसन गर्छन्। जो मानिसहरू अधिकारमा छन् तिनीहरू आफैलाई जातिहरूको महा-सहायकहरू भनिन्छन्।

26 तर तिमीहरू चाँहि त्यस्तो नहुनु। तिमीहरूको माझमा जो महान छ ऊ सानो हुनु पर्छ, अनि ऊ जो नेता हो, नोकर जस्तो हुनुपर्छ।

27 को चाँहि प्रमुख हुन: ऊ जो टेबलमा बसिरहेको छ अथवा उहाँलाई सेवा पुर्याइरहेकोछ? टेबलमा बसेर मानिस चाँहि ठुलो हो, होइन र? तर तिमीहरूको माझमा म नोकर जस्तै हुँ?

28 “तिमीहरू तिनीहरू हो जो मेरो संघर्षहरूमा छेउमा बसेका थियौं।

29 मेरो पिताले मलाई एउटा राज्य दिनुभएकोछ। म पनि मसित भएको शासन शक्ति तिमीहरूलाई दिनेछु।

30 मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बसेछौ अनि इज्राएलको बाइबेटा जातिको न्याय गर्नेछौ।

आफ्नो विश्वास नहराऊ

(मती 26:31-35; मार्कुस 14:27-31; यूहन्ना 13:36-38)

31 भूशैतानले जाँच गर्न सोच्यो, कृषकहरूले तिनीहरूको गहुँ जाँच गरे जस्तै तिनीहरूको जाँच लिनेछ। ए शिमोन, शिमोन,

32 मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”

33 तर पुत्रसले येशूलाई भने, “हे प्रभु, म तपाईंसँग तयार छु।”

34 तर येशूले भन्नुभयो, “ए पत्रूस, आज भाले बास्र अघि नै, मलाई तिमीले चिन्छु भन्न तीनपल्ट इन्कार गर्नेछौ।”

कष्ट सहन तयार बस

35 तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?”

प्रेरितहरूले भने, “भएन।”

36 येशूले तिनीहरूलाई भन्नुभयो, “तर अब तिमीहरूसंग पैसा, थैली जे छ त्यो लैजाऊ। यदि तिमीहरूसंग तरवार छैन भने, आफ्नो कोट बेच र एउटा किनिराख।

37 धर्मशास्त्रले यो भन्छ,

‘मानिसहरूले भने उनी अपराधीहुन।’

यशैया 53:12

धर्मशास्त्रमा लेखिएका कुरा सौँचो हुनै पर्छ। यो मैरे विषयमा लेखिएको थियो, अनि अहिले सौँचोको भइरहेछ।”

38 चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस! यहाँ दुइवटा तरवार छन्।”

येशूले तिनीहरूलाई भन्नुभयो, “दुइवटा नै प्रशस्त हुनेछ।”

येशूले प्रेरितहरूलाई प्रार्थना गर्नु भन्नुभयो

(मती 26:36-46; मर्कुस 14:32-42)

39-40 येशूले शहर (यरुशलेम) छोड्नु भयो अनि सँधैँ डैँ जैतून पहाडतिर जानुभयो। उहाँका चेलाहरू पनि उहाँसँगै गए। जब उहाँ त्यो ठाउँमा पुगनु भयो, उहाँले चेलाहरूलाई भन्नुभयो, “प्रार्थना गर कि प्रलोभनको सामना गर्न नपरोस्।”

41 तब येशू तिनीहरूदेखि पचास कदम टाढा जानुभयो। उहाँले घुँडा टेक्नुभयो अनि प्रार्थना गर्नुभयो,

42 “हे पिता, यदि यो तपाईंको इच्छा हो भने, यो कष्टको कच्चोरा मदेखि हटाइदिनुहोस। तर यो तपाईंको इच्छा बमोजिम गरियोस् मेरो इच्छा बमोजिम होइन।”

43 त्यसपछि स्वर्गाबाट एउटा दूत देखा पर्यो अनि येशूलाई दृढ बनायो।

44 येशू अति संकष्टमा पर्नुभयो; उहाँले झन् परिश्रमसंग प्रार्थना गर्नुभयो रगत बगे जस्तै उहाँका अनुहारबाट पसीना च्छ्दो।

45 जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्तले क्लान्त थिए।

46 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन सुतिरहेकाछौ? झट्ट उठ र प्रार्थना गर ताकि तिमीहरूले प्रलोभनको सामना गर्न नपरोस्।”

येशू पक्राउ पर्नुभयो

(मती 26:47-56; मर्कुस 14:43-50; यहून्ना 18:3-11)

47 जतिबेला येशू बोलिरहनु भएको थियो, एक दल मानिसहरू त्यहाँ आइपुगे। बाह्रजना प्रेरितहरूमध्ये एकजना जसलाई यहूदा भनिन्थ्यो त्यो दललाई अगुवाई गरिरहेको थियो। यहूदा येशूको नजिकै उहाँलाई म्वाई खान आयो।

48 तर येशूले उसलाई भन्नुभयो, “हे यहूदा, म्वाई खाएर तिमी मानिसको पुत्रलाई सुम्पिदिछौ?”

49 येशूका चेलाहरू पनि त्यहाँ उभिरहेका थिए। तिनीहरूले के भइरहेको थियो बुझे। चेलाहरूले येशूलाई सोधे, “हे प्रभु, के हामीले हाम्रा तरवारहरू चलाउँ?”

50 अनि तिनीहरूमध्ये एकजना चेलाले त्यसको तरवार चलायो अनि त्यसले प्रधान पूजाहारीको नोकरको दाहिने कान काटिदियो।

51 येशूले भन्नुभयो, “थाम” तब उहाँले नोकरको कान छुनु भयो अनि त्यसलाई निको पारिदिनु भयो।

52 येशूलाई पक्रन आउनेहरूमा मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र मन्दिरको सिपाहीहरू थिए। येशूले तिनहरूलाई भन्नुभयो, “तपाईंहरू किन तरवार र लाठीहरू लिएर आएको? के मलाई कुनै अपराधी जस्तो लाग्छ?

53 म तपाईंहरूसँगै प्रत्येक दिन मन्दिरमा हुने गर्छु। तपाईंहरूले मलाई त्यहाँ पक्रनु भएन? तर यो अन्धकारले शासन चलाउने समय हो।”

येशूलाई पत्रूसले अस्वीकार गरे

(मती 26:57-58, 69-75; मर्कुस 14:53-54, 66-72; यहून्ना 18:12-18, 25-27)

54 तिनीहरूले येशूलाई पक्रे अनि टाढामा लगे। तिनीहरूले उहाँलाई प्रधान-पूजारीको घरमा पुर्याए। पत्रूस पनि तिनीहरूसँगै गए तर तिनी येशूको नजिक गएन।

55 सिपाहीहरूले घरको आँगनको माइत्रामा आगो फुके अनि वरिपरि बसे। पत्रूस पनि तिनीहरूसँगै बसे।

56 एउटी नोकरनीले पत्रूसलाई त्यहाँ बसिरहेकी देखी। आगोको उज्यालोले गर्दा उसले उसलाई देख्न सकी। त्यसले भनी, “यो मानिस पनि ऊसँगै थियो।”

57 तर पत्रूसले हो भन्न मानेन। त्यसले भन्यो, “हे नारि, म उहाँलाई जान्दिनँ।”

58 केही समय पछि, अर्को मानिसले पनि पत्रूसलाई देख्यो अनि भन्यो, “तिमी पनि तिनीहरू मध्ये एक हो।”

तर पत्रूस ले भने, “मानिस, म हैन”

59 प्रायः एक घण्टापछि, अर्को मानिसले भन्यो, “निश्चय यो मानिस उहाँसँगै थियो। किनभने यो पनि गालीलबाट आएको हो।”

60 तर पत्रूसले भन्यो, “हे मानिस तिमीले के विषयमा कुरा गर्न लागिरेछौ म जान्दिन?”

जब पत्रूस बोलिरहेको थियो तुरून्तै भाले बास्यो।

61 त्यसपछि प्रभु येशू फर्कनु भयो अनि पत्रूसलाई हेर्नुभयो। अनि पत्रूसले प्रभुले अघि भनेका कुराहरू सम्झ्यो: “आज भाले बास्र अघि तिमीले मलाई तिनपल्ट अस्वीकार गर्नेछौ।”

62 त्यसपछि पत्रूस बाहिर गयो अनि ग्वाँ-ग्वाँ रोयो।

मानिसहरूद्वारा येशूको उपहास

(मती 26:67-68; मर्कुस 14:65)

63-64 कोही मानिसहरू जसले येशूलाई पहरा दिइरहेका थिए तिनीहरूले येशूको उपाहस यसरी गरे: तिनीहरूले आँखमा पट्टी बाँधदिएर उहाँलाई देख्न नसक्ने बनाए। त्यसपछि तिनीहरूले उहाँलाई हिकोए अनि भने, “यदि तिमी अगमवक्ता हो भने, भन तिमीलाई कसले हिकोयो?”

65 अनि धेरै तरिकाले तिनीहरूले उहाँको निन्दा गरे।

यहूदी अग्रजहरूको अघि येशू
(मती 26:59-66; मर्कुस 14:55-64; यहन्ना 18:19-24)

66 अर्को विधान, मानिसहरूका बडा प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाको शास्त्रीहरू एक साथ आए। तिनीहरूले येशूलाई आफ्नो महासभामा लगे।

67 तिनीहरूले भने, “यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने, हामीलाई सत्य बताउनु होस्!”

येशूले तिनीहरूलाई भन्नुभयो, “यदि मैले म नै ख्रीष्ट हूँ भने, तपाईंहरूले मलाई विश्वास गर्नुहुने छैन।

68 अनि यदि मैले तपाईंहरूलाई सोधो भने त्यसको जवाफ पनि दिनुहुन्छ।

69 तर अब उसो, मानिसको पुत्र परमेश्वरको सिंहासनको दाहिनेपट्टी बसेछ।”

70 तिनीहरू सबैले भने, “त्यसो भए के तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो, तपाईंहरूले जे भन्नुहुन्छ, त्यो सही हो।”

71 तिनीहरूले भने, “हामीलाई अरू साक्षी किन खाँचो पर्यो? हामी आफैले उसले यसो भनेका सुनेका छौं!”

23

बडा हाकीम पिलातसद्वारा येशूलाई प्रश्न
(मती 27:1-2, 11-14; मर्कुस 15:1-5; यहन्ना 18:28-38)

1 त्यसछि तिनीहरू सबै उठे अनि येशूलाई पिलातसकहाँ पुर्याए।

2 तिनीहरूले उहाँलाई दोष दिन थाले। तिनीहरूले पिलातसलाई भने, “उहाँले हाम्रा मानिसहरूलाई पथ भ्रष्ट गराउँदै थिए र हामीले उहाँलाई पक्रेकाछौं। उहाँले सिजरलाई कर तिर्नु विरोध गर्नुहुन्छ। उहाँ दावी गर्नु हुन्छ, उहाँ ख्रीष्ट राजा हुनुहुन्छ।”

3 पिलातसले येशूलाई भने, “के तपाईं यहूदीहरूका राजा हुनुहुन्छ?”

येशूले उत्तर दिनुभयो, “हो, त्यो सही हो।”

4 पिलातसले मुख्य पूजाहारीहरू अनि अग्रज मानिसहरूलाई भने, “मैले यो मानिसमाथि आरोप थोपन कुनै दोष पाइन।”

5 तिनीहरूले घरि-घरि भने, “तर यो मानिसले! यहूदीयाभरि मानिसहरूलाई उहाँको शिक्षाले उतेजित पारी रहेकोछ। उहाँले गालीलमा शुरू गर्नुभयो, अनि अहिले यही हुनुहुन्छ।”

पिलातसद्वारा येशूलाई हेरोदकहाँ पठाइन्छ

6 यो सुने पछि यो मानिस गालीलबाट आएको हो होइन पिलातसले सोधे।

7 पिलातसले चाल पाए कि येशू हेरोदको क्षेत्रका थिए। त्यस समय हेरोद यरूशलेममा नै थिए। त्यसैले पिलातसले उहाँलाई हेरोदकहाँ पठाए।

8 जब हेरोदले येशूलाई देखे, उनी अत्यन्त खुशी भए। हेरोदले येशूको विषयमा सबै सुनेका थिए। यसैले धेरै दिनदेखि येशूलाई भेट्ने उनको इच्छा थियो। येशूले केही चमत्कार देखाउनु भन्ने हेरोदले आशा गरे।

9 हेरोदले उहाँलाई अनेकौं प्रश्नहरू गरे, तर येशूले कुनै उत्तर दिनुभएन।

10 मुख्य पूजाहारी र व्यवस्थाका शास्त्रीहरू त्यही उभिरहेका थिए। तिनीहरू येशूको विस्ट दोष लगाएर कराइरहेका थिए।

11 तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए।

12 बितेका दिनहरूमा हेरोद र पिलातस माझ शत्रुता थियो। तर त्यस दिन ती दुइमाझ मित्रता शुरू भयो।

येशूको प्राणान्त

(मती 27:15-26; मर्कुस 15:6-15; यहन्ना 18:39-19:16)

13 पिलातसले मुख्य पूजाहारीहरू र यहूदी शासकहरू लगायत सबै मानिसहरूलाई बोलाए।

14 पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले यो मानिसलाई मकहाँ ल्यायो। तिमीहरूले भन्यौ कि यो मानिसले मानिसहरूलाई मकहाँ उतेजित गराइरहेकोछ। तर मैले तिमीहरूकै अघि उहाँलाई जाँचे। तर तिमीहरूले लगाएको कुनै पनि दोषारोपणमा मैले उहाँमाथि कुनै दोष पाइन।

15 त्यसरी नै हेरोदले पनि उहाँमा कुनै दोष देखेनन्। तिनले त्यसैले गर्दा उहाँलाई हामीकहाँ पठाएका हुन्। हेर, येशूले कुनै दोष गर्नु भएको छैन कि उहाँले मृत्यु दण्ड पाउन्।

16 यसकारण, म उहाँलाई हलुका सजाय दिएर छोडिदिनेछु।”

17 *

18 तर सबै मानिसहरू चिच्याए, “उसलाई मार्नै पर्छ। बरू बरब्बासलाई छोडिदिनुहोस्।”

19 बरब्बासले शहरमा दङ्गा फैलाएको कारण झ्यालखानमा परेका थियो। त्यसले हत्या पनि गरेको थियो।

20 पिलातसले येशूलाई मुक्त गर्न चाहान्थे। फेरि उनले येशूलाई छोडिदिने बारे तिनीहरूसँग कुरा गरे।

21 तर तिनीहरू चिच्याइरहे, “उसलाई क्रूसमा झण्ड्याऊ, उसलाई क्रूसमा झण्ड्याऊ।”

22 तेत्रोपल्ट पिलातसले मानिसहरूलाई भने, “किन? उहाँले त्यस्तो के गर्लती गर्नु भएको छ? उहाँ दोषी हुनुहुन्छ। उहाँलाई मार्नै पर्ने केही कारण भेट्टाइन। यसकारण सामान्य सजाय दिएर म उहाँलाई छोडिदिनेछु।”

23 तर येशूलाई क्रूसमा झण्ड्याएर मार्नु पर्छ भन्ने विन्ती गर्दै मानिसहरू चिच्याइ रहे।

24 तिनीहरू यति साहो चिच्याए कि पिलातसले तिनीहरूको निवेदन पूरा गर्ने निर्णय लिए।

25 मानिसहरू बरब्बासलाई मुक्त गराउन चाहान्थे। बरब्बासले मानिसहरूको हत्या गरेको र आतङ्क फैलाएको आरोपमा कैदमा परेको थियो। पिलातसले बरब्बासलाई मुक्त गिराए। तिनीहरूको इच्छा अनुसार जे गर्नु चाहन्थे त्यही गर्नु तिनीहरूलाई येशूलाई तिनले सुम्पिए।

येशूलाई क्रूसमा झण्ड्याएर मारियो।

(मती 27:32-44; मर्कुस 15:21-32; यहन्ना 19:17-19)

26 सिपाहीहरूले येशूलाई मार्न टाढा लगेर गए। त्यसैबेला एउटा मानिस खेतबाट आफ्नो शहरतिर फर्किरहेको थियो। त्यसको नाम शिमोन थियो। शिमोन साइरनीवासी थिए। सिपाहीहरूले शिमोनलाई येशूको पछि पछि क्रूस बोकेर हिँड्न बाध्य गराए।

27 धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुखी भएर विलाप गरिरहेका थिए।

* 23:17: लूकाको केही ग्रीक लिपिमा पद 17 मा यस्तो लेखिएको छ: “किन कि प्रत्येक निस्तर चाडको समयमा तिनले तिनीहरूको निम्ति कैदीहरू मध्ये एक जनलाई छोडिदिनु पर्दथ्यो।”

28 तर येशूले फर्केर ती स्त्रीहरूलाई भन्नुभयो, “ए यस्शलेमका स्त्रीहरू हो, मेरो निम्ति नरोओ। तिमीहरू आफ्नै निम्ति र आफ्नो छोरा-छोरीको निम्ति विलाप गर।

29 समय त्यस्तो आइरहेको छ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।’

30 त्यसपछि मानिसहरूले पर्वतहरूलाई भन्नेछन्, ‘हामीमाथि खस्!’ अनि पहाडलाई भन्नेछन्, ‘हामीलाई छोप।’^{*}

31 जब जीवन सुखी हुँदा यदि मानिसहरूले यस्तो कर्म गर्छन् भने, जब नराम्रो समय आएको बेला के हुने होला?”

32 दुइजना अरू अपराधीहरूलाई पनि उहाँसँग मार्न अघि लगाइएको थियो।

33 येशू र ती दुइ अपराधीहरूलाई “छप्पेर” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि ठाँगै। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे।

34 येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरहन्छन्, जान्दैन।”

35 सिपाहीहरूले चिष्टा उदाएर उनको लुगाहरू बाँडे।

36 मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैलाई बचाउने काम गरौस्?”

36 सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए।

37 ती सिपाहीहरूले भने, “यदि तिमी यहूदीहरूको राजा हो भने आफैले आफैलाई बचाउ।”

38 क्रसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।”

39 एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्छ? त्यसो हो भने आफूलाई बाँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।”

40 तर अर्को अपराधीले गाली गर्थे अनि भन्यो, “के तिमी परमेश्वरसँग डराउँछौ? हामी चाँडै मर्नेछौं।

41 तिमी र म अपराधी हौं हामीले मर्ने पछि किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन।”

42 त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”

43 तब येशूले त्यसलाई भन्नुभयो, “सुन! जे भन्दछु त्यो सार्थको हो: आज नै तिमी पनि मसँग स्वर्ग-लोकमा हुनेछौं।”

येशूले प्राण त्यागछन्

(मत्ती 27:45-56; मार्कस 15:33-41; यहून्ना 19:28-30)

44 अत प्राथ: मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो।

45 सूर्यको उज्यालो थिएन! मन्दिरको पढी दुइठुक्रा भएर वारपार च्यातियो।

46 येशू चिच्याउनुभयो, “हे पिता, म तपाईंलाई मेरो आत्मा दिँदछु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागनुभयो।

47 सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।”

48 धेरै मानिसहरू त्यो दृश्य हेर्न त्यहाँ भेला भएका थिए। जब तिनीहरूले के भयो, देखे तिनीहरूले आफ्नो हृदय गह्रौं गराए अनि गए।

49 येशूका घनिष्ठ सबै साथीहरू त्यही थिए। गालीलदेखि येशूलाई पछ्याएर आउने केही स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू क्रसदेखि धेरै टाडा थिए अनि हेरिरहेका थिए।

अरमथियाका योसेफ

(मत्ती 27:61; मार्कस 15:42-47; यहून्ना 19:38-42)

50-51 यहूदीहरूको अरमथिया शहरबाट आएको एकजना मानिस थिए। तिनको नाउँ यूसुफ थियो। तिनी असल र धार्मिक मानिस थिए। ऊ परमेश्वरको राज्य आउने भनी पंखिरहेका थिए। यूसुफ यहूदी महासभाका सदस्य थिए। तर तिनले येशूलाई मार्न अरू यहूदी अरुवाहरूको निर्णयलाई तिनले सहमती दिएका थिएनन्।

52 तिनी पिलातसकहाँ येशूको शरीर मान गए। पिलातसले तिनलाई येशूको शरीर दिन राजी भए।

53 अनि यूसुफले क्रसबाट शरीरलाई तल ओढालेर एउटा लुगाले बेहे। अनि तिनले येशूको शरीर लगे अनि चट्टानमा खनिएको चिहानमा राखे। यो चिहान अघि कहिल्यै चलाईएको थिएन।

54 त्यो तयारीको दिन थियो। जब सूर्य अस्ताउँदै थियो, विश्रामको दिन शुरू हुनेवाला थियो।

55 गालीलबाट येशूसँग आएका स्त्रीहरूले यूसुफलाई पछ्याउन लागे। तिनीहरूले चिहान अनि त्यस भित्र शरीर कसरी राखिएको थियो देखे।

56 त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।

24

येशू मृत्युबाट बौरी उठे

(मत्ती 28:1-10; मार्कस 16:1-8; यहून्ना 20:1-10)

1 हामीको पहिलो दिन सखारै येशूको शरीर राखिएको चिहानमा आइमाईहरू आए। तिनीहरूले तयार पारेको सुगन्धित मसालाहरू ल्याए।

2 चिहानको प्रवेशद्वार बन्द गर्नलाई एउटा ढुङ्गा राखिएको थियो। तर तिनीहरूले त्यो ढुङ्गा चिहानदेखि कतै गुड्याइ पठाएको पाए।

3 तिनीहरू भित्र प्रसे तर प्रभु येशूको शरीर देखेनन्।

4 जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, दुइजना मानिसहरू अति नै उज्यालो पहिरनमा तिनीहरूको समिपमा उभिए।

5 ती स्त्रीहरू अत्यन्त डारए, तिनीहरूले आ-आफ्ना शीर निहराए। ती दुइ मानिसहरूले ती स्त्रीहरूलाई भने, “जीउँदो मानिसहरूलाई तिमीहरू किन मरकोहरूको माझमा खोजिरहेकाछौं?

6 येशू यहाँ छैनन्। उहाँ मृत्युबाट बौरी उठ्नु भएकोछ। उहाँले गालीलमा तिमीहरूलाई भन्नु भएको कुरा थाहा छ?

7 उहाँले भन्नु भएकोछ मानिसको पुत्रलाई पापीको हातमा सुम्पिनेछ, क्रसमा टाँगिनेछ, अनि मेरोको तेस्रो दिन बौरी उठ्नेछ।”

8 तब ती स्त्रीहरूले येशूले के भन्नु भएको थियो सम्झना गरे।

9 ती स्त्रीहरूले चिहान छोडे अनि एघारजना प्रेरितहरू र अरू चेलाहरू भएकहाँ गए अनि सबै यी घटनाहरू बारे तिनीहरूले भने।

10 ती स्त्रीहरू मरियम मग्दल्लिनी, यहून्ना र याकूबकी आमा मरियम र अरू स्त्रीहरू थिए। तिनीहरूले ती प्रेरितहरूलाई भएका सबै घटनाहरू सुनाए।

* 23:30: हेशे 10:8 बाट उद्धृत गरिएको।

11 तर प्रेरितहरूले ती स्त्रीहरूले तिनीहरूलाई भनेका कुरालाई फोसा सम्झेर पत्याएनन्।
 12 तर पत्नस जूस्वकै उद्यो अनि चिहान तिर दगुर्यो। त्यो निहुरियो अनि हेर्यो। सुतीको लुगा जुन येशूको शरीर लपेटिएको थियो त्यो वाहेक उसले केही देखेन। जे भएको थियो त्यस विषयमा अन्योलमा पर्दै त्यो घर गयो।

इम्माउसको बाटोमा
 (मर्कस 16:12-13)

13 त्यसै दिन येशूका दुइजना चेलाहरू इम्माउस नाउँ गरेको शहर गइरहेका थिए। यो ठाउँ यरूशलेमदेखि प्रायः साढे तीन कोश टाढा पर्थ्यो।
 14 तिनीहरूले घटेका ती सब घटनाहरू बारे कुरा गरिरहेका थिए।
 15 जब तिनीहरू यी कुराहरू गरिरहेका थिए, येशू आफै तिनीहरूको नजिक आउनुभयो अनि तिनीहरूसँगै हिंडनु भयो।
 16 तर ती दुई जनालाई येशूले चिन्नु दिनु भएको थिएन।
 17 त्यसपछि येशूले भन्नुभयो, “तिमीहरूले हिड्दै गर्दा के विषयमा बात गरेको हो?”
 ती दुइजना रोकिए। तिनीहरूको अनुहार दुःखी देखियो।
 18 तिनीहरू मध्ये एकजना क्लेओपास नाउँ भएकोले भने, “यरूशलेमको एकजना मानिस यरूशलेममा घटेको घटनाहरू बारे नजान्ने मानिस सायद तिमी मात्र हो कि?”
 19 येशूले तिनहरूलाई भन्नुभयो, “कस्तो घटनाहरू?”
 तिनीहरूले उहाँलाई भने, “यो नासतको एकजना मानिस येशूको विषयको कुरो हो। उहाँले परमेश्वर अनि मानिसहरूको अधि कर्म अनि वचनले देखाउनु भयो कि उहाँ एकजना महान अगमवक्ता हुनु हुन्थ्यो।
 20 तर हाम्रो मुख्य पूजाहारीहरू अनि नेताहरूले उहाँलाई मृत्यु दण्ड दिनु औ कूसमा टगाउँन सुम्पिए।
 21 हामीले आशा गरेका थियौ कि उहाँ नै एक जना हुनुहुन्थ्यो जसले इस्त्राएललाई मुक्त गराउँन हुँदै थियो। तर यी सब घटनाहरू घटे।
 “यी सब घटना घटेको आज तेस्रो दिन हो।
 22 जब आज हाम्रा केही स्त्रीहरूले हामीलाई आश्चर्यचकित कुराहरू भने। बिहानै उठेर ती स्त्रीहरू येशूलाई राखिएको चिहानमा गएका थिए।
 23 तर तिनीहरूले उहाँको शरीर त्यहाँ पाएनन्। तिनीहरू फर्के अनि तिनीहरूले दुइजना स्वर्गदूतहरूको दर्शन पाएको कुरा बताए। स्वर्गदूतहरूले भने कि येशू जीवित हुनुहुन्छ।
 24 त्यसछि हाम्रा केही मानिसहरू पनि चिहानमा गए। ती स्त्रीहरूले भने झैं चिहान खाली थियो। तिनीहरू कसैले येशूलाई देखेनन्।”
 25 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मुख्र हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विस्वास गर्न हिलो गर्थौ।
 26 ती अगमवक्ताहरूले भनी सकेका थिए कि ख्रीष्टलाई उहाँको महिमा भित्र पस्न यी सब कुराहरू भोग्न आवश्यक थियो।”
 27 त्यसपछि येशूले धर्मशास्त्रमा मोशा देखि लिएर अन्य जम्मै अगमवक्ताहरूद्वारा जे लेखिएको थियो प्रत्येक कुरो बताउनु शुरू गर्नु भयो। धर्मशास्त्रहरूमा उहाँ आफ्नो विषयमा जे लेखिएको थियो उहाँले बताउनु भयो।
 28 जब तिनीहरू इम्माउस छेउ पुगे अनि येशूले वहाना गर्नु भयो कि उहाँ त्यहाँबाट अझै अधि जानुछ।
 29 तर तिनीहरूले उहाँलाई यसो भन्दै अनेक बिन्ती गरे, “हामीसितै बसूहोस, दिन धेरै बिती सक्यो प्रायः रात परि सक्यो!” तब उहाँ तिनीहरूसंग बसू राजी हुनु भयो।
 30 येशू जब मेचमा उनीहरूसंग बसू भयो उहाँले केही रोटीहरू लिनु भयो अनि त्यसको निम्ति धन्यवाद दिनु भयो। तब तिनले त्यो टुक्रा पार्नु भयो अनि तिनीहरूलाई दिनुभयो।
 31 त्यस बेला तिनीहरूको आँखा खोलियो अनि तिनीहरूले येशूलाई चिन्नु सके तर उहाँ तिनीहरूबाट विलिन हुनु भयो।
 32 ती दुइजना आपसमा बात मारे, “जब येशू बाटोमा हामीसँग बात गर्नु हुँदै थियो, हामीभित्र आगो जलिरहेको अनुभव गरेका थियौ। यो सँच्चै रोमाञ्चित भइरहेको थियो जति बेला उहाँले हामीलाई धर्मशास्त्रको सँचो अर्थ खोलिरहनु भएको थियो।”
 33 तब ती दुइजना जूस्वक उठे अनि यरूशलेमतिर फर्किए। तिनीहरूले एघार जना प्रेरितहरू र अरू एक साथ ठाउँमा भेला भएका भेटे। ती एघार चेलाहरू र तिनीहरूसंग भएका अरू मानिसहरूले भने,
 34 “प्रभु येशू सँच्चै नै मृत्युबाट बौरी उठ्नु भएकोछ अनि उहाँ शिमोनको अधि देखा पर्नु भयो।”
 35 त्यसपछि ती दुइजनाले बाटोमा जे भएको थियो सुनाए। तिनीहरूले भने, उहाँले रोटी टुक्रा पार्दा कसरी येशूलाई चिने।

येशू चेलाहरू सामु देखा पर्नु भयो

(मती 29:16-20; मर्कस 16:14-18; यहन्ना 20:19-23, प्रेरित 1:6-8)

36 जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफै चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”
 37 तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे।
 38 तर उहाँले भन्नुभयो, “तिमीहरू विचलित हुन्छो? तिमीहरूले देखेके कुरामा किन शंका गर्छो?
 39 मेरा हात र खुट्टाहरू हेर। म सत्य हँ। मलाई स्पर्श गर। हेर, मेरो मासु र हड्डी छ। एक भूतको शरीर र हड्डी हुँदैनन्।”
 40 तब येशूले आफ्ना हात-खुट्टाहरू देखाउनु भयो।
 41 तिनीहरू अत्यन्तै खुशी भएको कारणले अझ विस्वास गर्न सकेनन्। तिनीहरू अचम्मित भए। येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसित यहाँ खाने कुरा छ?”
 42 तिनीहरूले एकटुक्रा पकाएको माछा उहाँलाई दिए।
 43 त्यो लिनु भयो अनि तिनीहरूको अधि खानु भयो।
 44 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”
 45 त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझ्ने मन खोली दिनु भयो।
 46 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएके छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ।
 47-48 तिमीहरूले यी सबै घटना देख्यो, तिमीहरू नै साक्षी छौ। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्ने पछि अनि आफ्ना पापहरूको दुःख प्रकट गर्नु। यरूशलेमबाट शुरू गरेर मेरो नाममा यी कुराहरू प्रचार गर। सारा संसारका मानिसहरूमा यो सुसमाचारहरू सुनाउँने पछि।

49 सुन! मेरो पिताले तिमीहरूको निम्ति केही दिने प्रतिज्ञा गर्नु भएको छ, म यो तिमीहरूलाई पठाउनेछु। तर तिमीहरू स्वर्गबाट शक्ति नपउरून्जेल यहाँ यरूशलेममा नै पखिँरहो।”

येशूको स्वर्गारोहण

(मर्कस 16:19-20; प्रेरित 1:9-11)

50 येशूले आफ्ना चेलाहरूलाई बेथानीसम्म लैजानुभयो। उहाँले आफ्नो हात उचाल्नु भयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो।

51 उहाँ तिनीहरूलाई आशीर्वाद दिँदै गर्दा, उहाँ तिनीहरूबाट छुट्टीनुभयो अनि स्वर्गमा उचालिनु भयो।

52 चेलाहरूले उहाँको आराधना गरे। त्यसपछि तिनीहरू यरूशलेम फर्किए। तिनीहरू अत्यन्तै खुशी थिए।

53 सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे।

यहूनाको संसारमाचार

ख्रीष्ट संसारमा आउनु भयो

- 1 संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन* थियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो।
- 2 उहाँको वचन शुरूमा परमेश्वरसंग हुनुहुन्थ्यो।
- 3 र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन।
- 4 उहाँ स्वयं जीवन हुनुहुन्थ्यो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।
- 5 त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्र सक्दैन।
- 6 परमेश्वरद्वारा पठाइएको यहूना नाउँका एकजना मानिस थिए।
- 7 यहूना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए।
- 8 यहूना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए।
- 9 सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ।
- 10 उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन।
- 11 उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।
- 12 केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।

13 ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बदलामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए।

14 वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अन्तर्गत र सत्यताले पूर्ण थियो।

15 यहूनाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहुन्छ जसका विषयमा म भनिरहेको थिएँ, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।’ ”

16 हो, वचन अन्तर्गत र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं।

17 मोशालाई व्यवस्था प्रदान गरिएको थियो तर अन्तर्गत र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।

18 कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।

यहूनाले येशू को विषयमा बताउनु हुन्छ

(मती 3:1-12; मर्कुस 1:1-8; लुका 3:15-17)

- 19 यरूशलेममा यहूदीहरूले केही पूजाहारीहरू र लेवीहरू यहूनाकहाँ पठाए। तिनीहरूलाई यहूना लाई “तिमी को हो?” भनि सोध्न पठाए।
- 20 यहूनाले प्रत्युत्तर दिनलाई हिचकिचाएनन्, खुलस्त भनी दिए, “म ख्रीष्ट होइन।”
- 21 यहूदीहरूले यहूनालाई सोधे, “तब तिमी को हो? तिमी एलिया हो?” यहूनाले उत्तर दिए, “होइन, म एलिया होइन।” यहूदीहरूले सोधे, “के तिमी अगमवक्ता हो?” यहूनाले उत्तर दिए, “होइन, म अगमवक्ता होइन।”
- 22 तब यहूदीहरूले सोधे, “तब तिमी को हो? आफ्नो विषयमा हामीलाई बताऊ कि जसले हामीलाई पठाए तिनीहरूलाई बताउनु सक्छ। तिमी विषयमा तिमी के भन्छौ?”
- 23 यहूनाले तिनीहरूलाई अगमवक्ता यशैयाको वाणीहरू भने:

“मस्भिममा चिच्याई हिंडुने मानिसको म आवाज हुँ:

‘परमप्रभुको निम्ति मार्ग सोझो बनाऊ भन्दै।’ ”

यशैया 40:3

24 ती यहूदीहरूलाई फरिसीहरूले पठाएका थिए।

25 तिनीहरूले यहूनालाई सोधे, “यदि तिमी ख्रीष्ट होइनौ, एलिया होइनौ, अगमवक्ता पनि होइनौ भने किन तिमी मानिसहरूलाई बरिस्मा दिन्छौ?”

26 यहूनाले उत्तर दिए, “म पानीले मानिसहरूलाई बरिस्मा दिन्छु। तर एकजना मानिस तिमीहरूसँगै अहिले हुनुहुन्छ जसलाई तिमिहरू चिन्दैनौ।

27 ती एक मात्र मानिस जो मेरो पछाडि आउनुहुन्छ, जसको म जूताको फिन्ता खोल्ने योग्य सम्म छैन।”

28 यी सबै कुराहरू यर्दन नदीको अर्को स्थान बेथानीयमा भइसकेको हो। त्यो जहाँ यहूनाले मानिसहरूलाई बरिस्मा दिइरहेका थिए।

येशू परमेश्वरका थुमा

- 29 अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यहूनाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।
- 30 त्यो उही हो जसको विषयमा मैले भनेको थिएँ। एकजना पुस्र मेरो पछि आउनेवाला हुनुहुन्छ जो मभन्दा महान हुनुहुन्छ किनभने उहाँ मभन्दा पहिले नै अस्तित्वमा हुनु हुन्थ्यो।”

31 उहाँ को हुनुहुन्छ भनेर पनि मैले जानेको थिइन, तर म मानिसहरूलाई पानीले बरिस्मा दिँदै आँफैं ताकि यहूदीहरूले जानुन् कि उहाँ ख्रीष्ट हुनुहुन्छ।”

32-34 तब यहूनाले भने, “ख्रीष्ट को थिएँ भनेर पनि जान्दिन थिएँ। तर परमेश्वरले मलाई पानीले मानिसहरूलाई बरिस्मा दिन पठाउनु भएको हो। अनि परमेश्वरले मलाई भन्नुभयो, ‘तिमीले आत्मा ओल्लिँदै एक जना मानिसमाथि बसेको देख्छेछौ। त्यही मानिसले पवित्र आत्मद्वारा बरिस्मा

* 1:1 वचन ग्रीक शब्दमा “लोगोस” जसको अर्थ कुनै पनि प्रकारको संचार। यसलाई “समाचार” भनी अनुवाद गर्न सकिन्छ। यहाँ, यसको अर्थ ख्रीष्ट हो, परमेश्वरले आफ्नो विषयमा मानिसहरूलाई यसरी भन्नु भयो।

दिनेछन्।” यहन्नाले भने, “मैले यो सबै भइरहेको देखेकोछु। मैले स्वर्गबाट आत्मा ओल्टै गरेको देखे। मैले पवित्र आत्मालाई ढुक्कुर जस्तै देखे अनि उहाँमाथि बसेको देखे। मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”

येशूका प्रथम चेलाहरू

- 35 अर्को दिन फेरि यहन्ना त्यहाँ उपस्थित थिए। उनिसँग उहाँका दुइजना चेलाहरू थिए।
- 36 यहन्नाले येशू हिडिरहेका देखे र उनोले भने, “हेर, परमेश्वरका थुमा।”
- 37 यहन्नाको कुरा सुनिसके पछि ती दुइ चेलाहरू येशूको पछि लागे।
- 38 येशूले फर्केर हेर्नु भयो र उहाँको पछि ती दुइजना चेला आइरहेको देखेर उहाँले भन्नुभयो, “तिमीहरू के चाहन्छौ?”
- ती दुइजनाले भने, “रब्बी, तपाईं कहाँ बसुहुन्छ?”
- 39 येशूले उत्तर दिनुभयो, “मसँग आओ अनि तिमीहरूले देखेछौ।” तब ती दुइजना येशूसँग गए। तिनीहरूले येशू बस्न भएको ठाउँ देखे। त्यस दिन येशूसँगै तिनीहरू वास बसे। त्यसबेला चार बजी सकेको थियो।
- 40 यहन्नाबाट येशूको विषयमा जाने पछि तिनीहरू येशूकै पछि लागे। ती दुइजना मध्ये एकजनाको नाउँ अन्द्रियास थियो। तिनी शिमोन पत्रुसका भाइ थिए।
- 41 पहिले अन्द्रियासले आफ्नो भाइ शिमोनलाई खोज्ने काम गरे। शिमोनलाई अन्द्रियासले भने, “हामीले मसीह पाएकोछौं।”
- 42 तब शिमोनलाई अनिद्रयासले येशूकहाँ ल्याए। येशूले शिमोनतर्फ हेर्दै भन्नु भयो, “तिमी यहन्नाको छोरो शिमोन हो। तिमीलाई केफास[†] भनिने छ।”
- 43 अर्को दिन गालील जान येशूले निश्चय गर्नुभयो। येशूले फिलिपलाई भेट्नुभयो र भन्नुभयो “मलाई पछ्याउ।”
- 44 अन्द्रियास र पत्रुस जस्तै फिलिप पनि बेथसेदा शहरका थिए।
- 45 फिलिपले नथानेललाई भेटाए र भने, “मोशाले व्यवस्थामा के लेख्न भएको थियो सम्झ। मोशाले एकजना मानिस आइरहेछ भनी लेख्न भएको थियो जो आइरहेको छ। अगमवक्ताहरूले पनि उहाँको विषयमा लेख्न भएको थियो। हामीले उहाँलाई नै पायौं। उहाँको नाउँ येशू हो, योसेफका पुत्र। उहाँ नासरतका हुनुहुन्छ।”
- 46 तर नथानेलले फिलिपलाई सोधे, “के नासरतबाट केही असल कुरो आउन सक्छ?”
- फिलिपले उत्तर दिए, “आएर हेर।”
- 47 येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्न भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चै नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”
- 48 नथानेलले उहाँलाई सोधे, “मलाई कसरी तपाईंले चिनुहुन्छ?”
- येशूले उत्तर दिनुभयो, “फिलिपले तिमीसँग मेरो विषयमा बात गर्न भन्दा पहिल्यै तिमी नेभारको रूखमुनि हुँदा नै तिमीलाई देखे।”
- 49 तब नथानेलले येशूलाई भने, “रब्बी तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईं इसाएलका राजा हुनुहुन्छ।”
- 50 येशूले नथानेललाई भन्नुभयो, “तिमी यसकारण विश्वास गर्दछौ कि मैले तिमीलाई नेभारको रूखमनि देखेको थिएँ भनेर? तिमीले यो भन्दा महान चीज देखेछौ।”
- 51 तब येशूले पनि भन्नुभयो, “म तिमीलाई सत्य भन्नेछु। तिमीहरू सबैले स्वर्ग उत्रिएको देखेछौ अनि तिमीले ‘परमेश्वरका स्वर्गदूतहरूलाई मानिसको पुत्रमाथि जाँदै तल आँउदै, गरेको देखेछौ।’ ”

2

कानामा विवाह-समारोह

- 1 दुइदिन पश्चात् गालीलको काना भन्ने शहरमा विवाह समारोह भइरहेको थियो। येशूकी आमा त्यहाँ हुनुहुन्थ्यो।
- 2 येशू अनि उहाँका चेलाहरूलाई पनि त्यहाँ निम्त्याईएको थियो।
- 3 विवाह समारोहमा प्रशस्त दाखरस थिए। दाखरस जति सकिसके पछि येशूकी आमाले उहाँलाई भनिन् “तिनीहरूसँग अरु दाखरस छैन।”
- 4 येशूले उत्तर दिनुभयो, “प्रिय नारी, मैले के गर्नु पर्छ, मलाई नभन मेरो समय अझ आई सकेको छैन।”
- 5 येशूकी आमाले नोकरहरूलाई भनिन् “उहाँले जे भन्नु हुन्छ त्यही गर।”
- 6 त्यहाँ ढुंगाका टुल-टुला छ वटा पानीका घ्याम्पाहरू थिए। यह्दीहरूले आफ्ना शूद्धी धर्मानुष्ठानमा ती पानीका घ्याम्पाहरू चलाउने गर्दथे। प्रत्येक घ्याम्पाहरू बीस अथवा तीस गेलिन परिमाणको थियो।
- 7 येशूले नोकरहरूलाई भन्नुभयो, “घ्याम्पाहरू पानीले भर।” तब नोकरहरूले मुखसम्मै घ्याम्पाहरूमा पानी भरिदिए।
- 8 तब येशूले नोकरहरूलाई भन्नुभयो, “अब केही पानी घ्याम्पाबाट निकाल र लगेर समारोहका अध्यक्षकहाँ पुर्याऊ।” तिनीहरूले त्यसै गरे।
- 9 विवाह समारोहका मुखियाले चाखे, पानी दाखरस भइसकेको थियो। दाखरस कहाँबाट आयो तिनलाई थाहा भएन। तर यो विषय नोकरहरालाई मात्र थाहा थियो जसले पानी ल्याएका थिए। तब मुखियाले बेहुलालाई बोलाउन पठाए र
- 10 उनले बेहुलालाई भने, “मानिसहरूले पहिले राम्रो दाखरस सधैं बाँडछन्। पछि पाहुनाहरू गएपछि अलिक सस्तो दाखरस बाँड्न थाल्दछन्। तर तिमीले अहिलेसम्म राम्रो दाखरस जोगाएर राखेका रहेछौ।”
- 11 येशूले सर्वप्रथम गालीलको काना शहरमा गर्नु भएको चमत्कार यही थियो। येशूले आफ्नो महानता देखाउनु भयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
- 12 त्यसपछि येशू कफर्नहम शहर तर्फ जानु भयो। उहाँकी आमा, भाइहरू अनि चेलाहरू उहाँसँगै गए। तिनहरू केही दिनको लागि मात्र कफर्नहममा बास बसे।

येशूको मन्दिरतर्फ प्रस्थान

(मत्ती 21:12-13; मर्कुस 11:15-17; लुका 19:45-46)

- 13 यह्दीहरूको निस्तार चाड^{*} अति नजिक थियो। अतः येशू यरूशलेमतर्फ जानु भयो।

[†] 1:42: केफास आरमाईक नामहो जसलाई ग्रीकमा “पत्रुस” अथवा “चट्टम” भनिन्छ। ^{*} 2:13: निस्तार चाड निस्तार चाड यह्दीहरूको महत्वपूर्ण पर्व(चाड) हो। मोशाको समयमा परमेश्वरले तिनीहरूलाई भित्रको दासत्वबाट मुक्त गराउनु भएको सम्झनामा यो दिन प्रत्येक वर्ष विशेष प्रकारले मनाइन्छ।(लेवी 23:4-8; ब्यवस्था 16:1-8)

14 यस्सलेममा येश् मन्दिर तर्फ जानु भयो। उहाँले मन्दिरमा मानिसहरूले गाई-गोस्, भेडा अनि परेवाहरू बेच्दै गरेको देख्नु भयो। अन्य मानिसहरू टेलमाथि बसिरहेको देख्नु भयो। तिमीहरू लेनदेन र मानिसको पैसाको व्यापार गरिरहेका थिए।

15 येश्ले केही डोरीका टुक्राहरूलिए कोरा बनाउनुभयो। तब जन्मे ती मानिसहरूलाई भेडा र गाई सहित मन्दिर बाहिर क्षेत्रबाट लघार्नु भयो। येश्ले लेनदेन गरिएको पैसा छरपष्ट पाउँदै टेल उल्टाई दिनुभयो।

16 येश्ले ती बुकुरहरू बेच्नेहरूलाई भन्नुभयो, “यी चीजहरू यहाँबाट लगेर गइहाल। मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबनाऊ।”

17 यो भइसके पछि येश्का चेलाहरूले धर्माशास्त्रमा के लिखिएको थियो त्यसको सम्झना गरे:

“तपाईंको घरको व्यग्रताले मलाई मार्नेछ।”

भजनसंग्रह 69:9

18 यहदीहरूले येश्लाई भने, “यी चीजहरू गर्ने तपाईंको अधिकारको प्रमाणको लागि चमत्कार देखाउनु होस्।”

19 येश्ले भन्नुभयो, “यो मन्दिरलाई ध्वंश पार र फेरि म यसलाई तीन दिनमा बनाई दिनेछु।”

20 यहदीहरूले भने, “यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस वर्ष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?”

21 वास्तवमा मन्दिरको संदर्भ येश्लाई आफ्नो शरीरसंग थियो।

22 मृत्युबाट उहाँ बौरी उठी सकेपछि उहाँले त्यसो भनेको कुरा उनका चेलाहरूले सम्झे। तब येश्ले भन्नुभएको वचन र धर्माशास्त्रमा तिनीहरूले विश्वास गरे।

23 यहदीहरूको निस्तार चाडको समय येश् यस्सलेममा हुनुहुन्थ्यो। उहाँको चमत्कारहरू देखिसके पछि धेरै मानिसहरूले उहाँमाथि विश्वास गर्न थाले।

24 तर येश्ले तिनीहरूमाथि भरोसा राख्न भएन। किन त्यसो गर्नु भयो? किनभने ती मानिसहरूले उहाँप्रति के सोचिरहेका हुन्थे,

25 कसैले मानिसहरूको विषयमा उहाँलाई भन्नु पर्ने आवश्यक थिएन किनभने उहाँले मानिसको हृदयमा के छ जान्नु हुन्थ्यो।

3

येश् र निकोदेमस

1 त्यहाँ निकोदेमस नाउँ भएको एकजना मानिस थिए। तिनी फरिसीहरू मध्ये एक अनि यहदीहरूका अग्रवाह मध्ये एकजना थिए।

2 एक-रात निकोदेमस येश्कहाँ आए। उनले भने, “धर्मी, हामी जान्दछौ तपाईं परमेश्वरद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ। किनभने परमेश्वरको सहयोग बिना तपाईंले जुन चमत्कारहरू गर्नु हुँदैछ कुनै मानिसले गर्नु सक्नेन।”

3 येश्ले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।”

4 निकोदेमसले भने, “एक मानिस जो बढो छ, ऊ फेरि कसरी जन्मन सक्छ? के ऊ पुनः आमाको गर्भभित्र दोस्रो पल्ट पस्र सक्छ अनि फेरि जन्मछ?”

5 तर येश्ले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि ऊ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नेन।

6 मान्छेको शरीर आमा-बाबुबाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ।

7 अचम्म नमान, मैले तिमीलाई भने, ‘तिमी पुन जन्मिने पर्छ।’ हावा जता चहान्छ त्यति बहन्छ। तिमीले हावा बहेको सुन्छौ।

8 तर हावा कहाँबाट आउँदछ र कतातिर गइरहन्छ तिमी जान्दैनौ। यसर्थ मान्छे त्यसै हुँदछ जो आत्माबाट जन्मन्छ।”

9 निकोदेमसले सोधे, “यी सबै कसरी सम्भव हुनसक्छ?”

10 येश्ले भन्नुभयो, “तिमी इस्त्राएलको एक शिक्षक हो। तर अझसम्म यी कुराहरू बुझ्दैनौ?”

11 म तिमालाई सत्य कुरा भन्छु। हामी जे जान्दछौ त्यसको विषयमा कुरा गर्नेछौ। हामीले जे देखेका छौ त्यसको साक्षी दिन्छौ। तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ।

12 पृथ्वीमा भएका कुराहरूको विषयमा मैले भनिससकेकोछु। तर तिमी विश्वास गर्दैनौ। तब तिमीले कसरी विश्वास गर्छौ यदि मैले स्वर्गीय वस्तुहरूको विषयमा कुरा गरे भने?

13 मानिसको पुत्र बाहेका कोही कहिल्यै स्वर्ग गएको छैन। उहाँ नै एक हुनुहुन्छ जो स्वर्गबाट तल आउनु भयो।

14 “मोशाले मस्भूमिमा सर्पलाई उठाउनु भयो। मानिसको पुत्रसंग पनि त्यस्तै छ। मानिसको पुत्र पनि उचालिनु पर्छ।

15 त्यसर्थ उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन पाउनेछ।”

16 हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ।

17 परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन। तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो।

18 जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिदैन। तर जसले विश्वास गर्दैन र उसको पहिल्यै न्याय भइसको छ ऊ वहिष्कृत हुन्छ। किन? किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेकोछैन।

19 मानिसहरूको न्याय यही आधारमा गरिन्छ: संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्दलीमा अन्धकार मन पराए। किन? किनभने तिनीहरूले दृष्ट कामहरू गरिरहेका थिए।

20 प्रत्येक जसले दृष्ट-कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योति तर्फ आउने छैन। किनभने उसको दृष्ट कामहरू ज्योतिमा देखिनेछ।

21 तर त्यो जसले सत्यको बाटो पहिल्याएर अनि ज्योति तर्फ आउँदछ यसर्थ यो देखाउने छ कि उसको काम परमेश्वर मार्फत गरिएको हो।

येश् र बरिसमा दिने यहन्ना

22 यत्रपछि, येश् र उहाँका चेलाहरू यहूदियाको इलाकातिर गए। त्यहाँ येश् आफ्ना चेलाहरूसँग बस्नु भयो र मानिसहरूलाई बरिसमा दिनु भयो।

23 यहन्नाले पनि एनोनमा मानिसहरूलाई बरिसमा दिइरहेका थिए। एनोन भन्ने ठाउँ सालीमको छेउमा पर्दछ। यहन्नाले त्यही बरिसमा दिए किनभने त्यहाँ प्रशस्त पानी थियो। मानिसहरू बरिसमा लिन त्यहाँ गइरहेका थिए।

- 24 यो घटना यहन्ना जेलमा थुनुवा पर्नु अगाडी भयो।
- 25 यहन्नाका चेलाहरू र केही यहदीहरू माझ धार्मिक शूदीकरण विषय वाद-विवाद भइरहेको थियो।
- 26 त्यसैले चेलाहरू यहन्ना कहाँ आए। तिनीहरूले भने, “गुरुज्य, के तपाईं त्यो मान्छेलाई सम्झनु हुन्छ जो तपाईंसँग यर्दन नदी पारी थियो? उनी त्यही एक मानिस हुन जसको विषयमा तपाईंले मानिसहरूलाई भनिरहनु भएको थियो। अहिले उनले मानिसहरूलाई बमिस्मा दिइरहेछन् अनि धेरैजना उनी कहाँ गइरहेछन्।”
- 27 यहन्नाले उत्तर दिए, “मान्छेले त्यही मात्र पाउन सक्छ जो परमेश्वरले दिनुहुन्छ।
- 28 तिमीहरू आफैले सुनेकाछौ कि ‘म ख्रीष्ट होइन भनेर। म एकमात्र त्यो मानिस हुँ जसलाई उहाँको निम्ति बाटो तयार पार्न परमेश्वरले पठाउनु भएको हो।’
- 29 बेहुली बेहुलाकै मात्र हो। बेहुलाको साथी जो उसको छेउमा उभिन्छ उसको आवाज सुन्दा आनन्दित हुँदछ, म सँग त्यही आनन्द छ अनि अहिले यो आनन्द पूर्ण भएको छ।
- 30 उहाँ अधिक महत्वपूर्ण हुनु पर्छ अनि म अल्प महत्वपूर्ण हुनु पर्छ।
- उहाँ एकमात्र स्वर्गबाट आउनु भएको
- 31 “तर एक जो स्वर्गबाट आउनु हुन्छ, उहाँ सबै भन्दा महान हुनुहुन्छ। जुन मानिस पृथ्वीबाट आउँदछ ऊ पृथ्वीकै हो र उसले जे पनि पृथ्वीबाटै गर्दछ। जो एकमात्र स्वर्गबाट आउनुहुन्छ उहाँ सबै भन्दा महान हुनुहुन्छ।
- 32 उहाँले जे देख्नु र सुन्नु भएकोछ, त्यसको साक्षी उहाँ दिनुहुन्छ, तर मानिसहरूले उहाँको साक्षी स्वीकार गर्दैनन्।
- 33 उनीहरू जसले उहाँको साक्षी स्वीकार गर्छ, तिनीहरूले परमेश्वरले सत्य बोलेको साक्षी दिन्छन्।
- 34 उहाँले जो परमेश्वरद्वारा पठाइएकोछ परमेश्वरको संदेश भन्नु हुन्छ। परमेश्वरले उहाँलाई सीमाहीन आत्मा प्रदान गर्नुभयो।
- 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि हरेक बस्तुमा शक्ति प्रदान गर्नु भएकोछ।
- 36 जुन मानिसले पुत्रमाथि विश्वास गर्छ, उसले अनन्त जीवन प्राप्त गर्दछ। तर जुन मानिसले पुत्रको आज्ञा मान्दैन उसले त्यो जीवन देखेछैन। परमेश्वरको क्रोध उमाथि रहनेछ।”

4

येशू एक सामरी झीसँग बोल्नुहुन्छ

- 1 येशूले यहन्नाले भन्दा धेरै चेलाहरू बनाउँनु हुँदछ साथै बमिस्मा पनि दिनु हुँदछ भन्ने फरिसीहरूले सुने।
- 2 तर वास्तवमा येशू स्वयंले बमिस्मा दिनु भएको थिएन। उहाँका चेलाहरूले उहाँकै निम्ति मानिसहरूलाई बमिस्मा दिइरहेका थिए। फरिसीहरूले उहाँको विषयमा सुनिसकेका थिए भनेर येशूलाई थाहा थियो।
- 3 त्यसैले येशू यहूदिया छोडेर गालील फर्कनु भयो।
- 4 गालील जाँदा येशूलाई सामरिया देश भएर जानु पर्‍थ्यो।
- 5 सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुगु भयो। यो शहर याकुबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्‍थ्यो।
- 6 याकुबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बसुभयो। त्यसबेला प्रायः मध्याह्नको समय थियो।
- 7 एउटी सामरी झी कुवामा पानी भर्नु आई। येशूले तिनलाई भन्नुभयो, “दया गरेर मलाई पिउने पानी देऊ।”
- 8 त्यस समय येशूका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए।
- 9 सामरी झीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी झी!” यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।
- 10 येशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दछ, तिमीले जानेको भए, तिमी मलाई मान्ने थियो र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।”
- 11 त्यस झीले भनी, “महोदय! त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईंसँग केही छैन।
- 12 तपाईं हाम्रो पुर्खा याकुब भन्दा पनि महान हुनुहुन्छ? याकुबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिट्नु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी लिए।”
- 13 येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस ज-जसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्।
- 14 तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छ, त्यो मानिस उम्रिहने पानीको मूल बनिनेछ। जुन पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”
- 15 त्यस झीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्ने यहाँ आइरहनु पर्दैन।”
- 16 येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो पितिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ।”
- 17 त्यस झीले भनी, “तर मेरो पति छैन।”
- येशूले तिनलाई भन्नुभयो, “तिमीले सही भन्थो कि तिम्रो पति छैन।
- 18 तिम्रो पाँच जना पतिहरू थिए, अनि तिमीसित जुन पुरुष अहिले बसिरहेको छ त्यो तिम्रो पति होइनन्। तिमीले जे भन्थो सँचो हो।”
- 19 त्यस झीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ।
- 20 हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यस्सलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।”
- 21 येशूले भन्नुभयो, “मलाई विश्वास गर, नाटी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यस्सलेमा आराधना गर्ने छैनौ।
- 22 तिमी सामरीहरू जे आराधना गर्दछौ। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौ त्यो जान्दछौ। मुक्ति यहूदीहरूबाटै आउँदछ।
- 23 समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ।
- 24 परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधना गर्नु पर्छ।”
- 25 त्यस झीले भनी, “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदछ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।”

- 26 तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”
- 27 त्यस समय येशूका चेलाहरू शहरबाट फर्केर आए। तिनीहरू येशूलाई एक जना स्त्रीसँग यसरी बात गरिरहेको देखेर छक्क परे। तर तिनीहरू कसैले पनि सोच्ने आँट गरेनन्, “तपाईं के चाहनु हुन्छ?” वा “तपाईं यस स्त्रीसँग किन बात गरिरहनु भएको छ?”
- 28 तब त्यस स्त्रीले पानी भर्ने गाग्रो त्यतै छाडी र नगर तिर लागी। तिनले शहर-वासीहरूलाई भनिन्,
- 29 “एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आज उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?”
- 30 तब मानिसहरू शहर छाडे अनि येशू कहाँ गए।
- 31 जब त्यस स्त्री शहरमा थिई, येशूका चेलाहरूले उहाँलाई अग्रह गरिरहेका थिए, “रम्बी, केही खानुहोस!”
- 32 तर येशूले उत्तर दिनुभयो, “मसँग खाने भोजन छ, जुन तिमीहरूलाई थाहा छैन।”
- 33 तब चेलाहरूले आपसमा सोधे, “के कसैले येशूलाई केही भोजनहरू ल्याई दिएका थिए?”
- 34 येशूले भन्नुभयो, “मेरो भोजन जसले मलाई यहाँ पठाउनु भएको छ उहाँको इच्छालाई अनुरण गर्नु हो अनि उहाँले मलाई दिएको काम पूरा गर्नु हो।
- 35 जब तिमीहरू रोपाई गर्छौ र भन्छौ, ‘बाली काटन अझै चार महीना छ’ तर तिमीहरू आफ्ना आँखा खोल र मानिसहरूलाई हेर। तिनीहरू पनि बाली काट्ने समय भएको खेतबारी जस्ता छन्।
- 36 अहिले सम्म, जसले बाली काट्छ उसैले ज्याला पाउँछ। उसैले जसले अनन्त जीवनको लागि फसल थुपार्दछ। यसैले जसले रोपाई गर्दछ र जसले बाली काट्दछ दुबै सँगै आनन्दित हुँदछ।
- 37 यसर्थ त्यो भनाई, ‘एकजना मान्छेले रोप्छ अनि अर्को मान्छेले बाली काट्छ’ यो विषय सत्य छ।
- 38 तिमीहरूलाई मैले बाली काट्न पठाए जुन तिमीहरूले रोपेनौ। अस्तै काम गरे र तिनीहरूका कामबाट तिमीहरूले फल पाएका छौ।”
- 39 त्यो स्त्रीको प्रमाणको कारणले गर्दा सामारी शहरमा धेरै जसो मानिसहरूले विश्वास गरे। तिनले भनिन्, “उहाँले मैले जे गरेकी थिए प्रत्येक कुरा भन्नु भयो।”
- 40 तब सामरीहरू येशूकहाँ आए। येशूलाई उनीहरूसँगै बस्ने अग्रह गरे। तब येशू त्यहाँ दुई दिन बस्युभयो।
- 41 तर अझ धेरै मानिसहरूले उहाँकै वचनको कारणले उहाँलाई विश्वास गरे।
- 42 मानिसहरूले सामरीकी त्यस स्त्रीलाई भने, “प्रथम हामीले तिमीले जे भन्यौ त्यसको कारणले गर्दा येशूमाथि विश्वास गर्यौ। तर अब हामीले आफ्नो लागि जे सुनेका छौ त्यही कारणले विश्वास गर्छौ। हामीले अब बुझ्न थाल्यौ कि उहाँ मात्र एक त्यस्तो मानिस हुनुहुन्छ जसद्वारा यो संसार बाँच्न सक्छ।”

येशूले एकजना अधिकारीको छोरोलाई निको पार्नु भयो
(मती 8:5-13; लुका 7:1-10)

- 43 दुई दिन बितिसके पछि त्यो ठाँउ छाडेर येशू गालीलमा जानुभयो।
- 44 येशूले अघि बाटै भनिसक्नु भएको थियो कि उहाँको आफ्नो देशमा आगमवत्कालाई आदर गरिदिने।
- 45 यसर्थ जब येशू गालीलमा आइपुग्नु भयो तिमीहरूले उहाँलाई स्वागत गरे कारण तिमीहरूले येशूले यरूशलेमको निस्तार चाडमा गरेका सबै कुराहरू देखी सकेका थिए। तिनीहरू पनि चाडको लागि गएका थिए।
- 46 येशू गालील अन्तर्गत कानामा फेरि जानुभयो जहाँ येशूले पानीलाई दाखरसमा परिवर्तन गर्नु भएको थियो। त्यहाँ कफर्नहूममा एकजना राजाका अधिकारी थिए। त्यो अधिकारीको छोरो बिमारी थियो।
- 47 त्यस मानिसले यहूदियाबाट येशू गालील तर्फ आइरहनु भएको छ भनी सुने। तब येशूलाई भेट्न तिनी कानातर्फ गए। उसले येशूलाई कफर्नहूममा आउने अनि उसको छोरोलाई निको पारिदिन बिन्ती गर्‍यो। उसको छोरो मर्न आँटको थियो।
- 48 येशूले उनलाई भन्नुभयो, “तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।”
- 49 राजाको अधिकारीले भन्नुभयो, “महोदय, मेरो छोरो मर्न अघि मेरो घरमा एकपल्ट आई दिनुहोस।”
- 50 येशूले उत्तर दिनुभयो, “जाऊ, तिम्रो छोरो बाँचेछ।”
- येशूले भन्नु भएको कुरा त्यस मानिसले विश्वास गर्‍यो अनि घर फर्कियो।
- 51 घरजाँदै गर्दा बाटामा उसको नोकरसँग भेट भयो। नोकरले भन्यो, “तपाईंको छोरो जाती भएको छ।”
- 52 त्यस मानिसले सोधे, “कुन समयबाट त्यो निको हुन थाल्यो?”
- उसको नोकरले उत्तर दियो, “हिजो दिउँसो एक बजेदेखि तपाईंको छोरोको ज्वरो हट्यो।”
- 53 त्यस अधिकारीले बुझ्यो कि येशूले उसलाई त्यही समयमा भन्नुभएको थियो, “तिम्रो छोरो जीवित रहनेछ।” यसर्थ उनी लगायत घरका सबै मानिसहरूले येशूमाथि विश्वास गरे।
- 54 यहूदियाबाट गालीलमा आए पछि यो दोस्रो चमत्कारपूर्ण कार्य येशूले गर्नुभएको हो।

5

जल-कुण्डको छेउमा भएको मानिसलाई येशूले निको पार्नुभयो

- 1 त्यसपछि येशू यहूदीहरूको विशेष चाडको लागि यरूशलेम जानुभयो।
- 2 यरूशलेमा पाँचवटा दलानहरूले घेरिएको एउटा जल-कुण्ड छ। यहूदीहरूका भाषामा यसलाई बेथस्दा भनिन्छ। यो जल-कुण्ड भेडा-ढोकाको नजीकमा छ।
- 3 धेरै रोगी मानिसहरू त्यही जल-कुण्डको दलानमा लडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लड्गाहाडहरू अनि कोही पक्षाघात का रोगीहरू थिए।*
- 4 †
- 5 त्यहाँ अर्द्धसि वर्षदेखि रोगले ग्रस्त भएको एकजना रोगी थियो।

* 5:3: पद 3 को अन्तमा ग्रीक प्रतिलिपिहरूमा थपिन्छ, “अनि तिनीहरूले पानी हल्लिउन्जेल पछिन्थे।” † 5:4: केही पछिका प्रतिलिपिले पद 4 मा थपेको छ: “कुनै कुनै समयमा प्रभुको दूत पोखरीमा आए अनि पानी हल्ले। दूतले यसो गरे पछि जो पहिलो व्यक्ति पोखरी भित्र जान्थ्यो त्यो उसको कुनै पनि विमाराबाट निको हुन्थ्यो।”

6 येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नु भयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अतः येशूले त्यस मानिसलाई सोध्नु भयो, “तिमी निको हुनु चाहन्छौ?”

7 त्यस रोगीले उत्तर दियो, “महाशय, मलाई त्यो पानी चलिरेको बेला त्यहाँ पस्न सहायता गर्न कोही छैन। मैले कोशिश गर्दा-गर्दै मेरो अघि जल-कुण्डमा मानिस पसि हाल्छ।”

8 तब येशूले भन्नुभयो, “उठ! तिमी ओछ्यान उठाउ र हिंड”

9 तब तुरुन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो ओछ्यान उठायो र हिंड्न थाल्यो।

त्यस्तो घटना भएको दिन विश्रामको दिन³⁸ थियो।

10 तब यहदीहरूले त्यस मानिसलाई भने, “आजको दिन विश्रामको दिन हो। विश्रामको दिन यसरी ओछ्यान बोकेर जानु हाम्रो व्यवस्थाका विरुद्ध हो।”

11 तर त्यस मानिसले भन्यो, “जुन मानिसले मलाई निको तुल्याउनु भयो, उनैले भन्नुभयो, ‘तिमी ओछ्यान उठाउ र हिंड।’”

12 यहदीहरूले सोधे, “तिमीलाई त्यसरी ओछ्यान बोकेर जाऊ भन्ने मानिस को हो?”

13 तर त्यो मानिसले जसद्वारा आफू निको भएको थियो, उहाँ को हुनुहुन्थ्यो चिनेन। त्यस बेला त्यहाँ धेरै मानिसहरू थिए र येशू सुटक्क गइसक्नु भएको थियो।

14 केही समय पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्नु भयो। येशूले उनलाई भन्नु भयो, “हेर, अब तिमी ठीक भयौ। तर अब पाप नगर, तिमीमाथि अझ खराब घटनाहरू नघटोस्।”

15 तब त्यो मानिस यहदीहरूकहाँ गयो र तिनीहरूलाई भनिदियो कि जसले तिनलाई निको पार्नु भयो उहाँ येशू हुनुहुँदोरहेछ।

16 येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नु भएको थियो। यसैले यहदीहरूले येशू विरुद्ध नराफा कामहरू गर्न थाले।

17 तर येशूले यहदीहरूलाई भन्नुभयो, “मेरो पिताले कहिल्यै काम रोकनु भएन। अनि यसैले म पनि काम गर्न रोकिदिन।”

18 येशूले यी कुराहरू भन्नु भए पछि, यहदीहरूले उहाँलाई मार्न अझ निश्चय गरे। किनभने, “येशूले विश्रामको दिनमा व्यवस्था मात्र भङ्गा गरेनन्। उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुनु पनि भन्नु भयो। अनि यसप्रकारले येशूले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो।”

येशूमा परमेश्वरको अधिकार छ

19 तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्छु। पुत्रले एकलै केही गर्न सक्नेन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ।

20 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि आफूले गरेको सम्पूर्ण कार्यहरू पुत्रलाई देखाउनु हुन्छ। यो मानिस निको भयो। तर पिताले यो भन्दा पनि महान कार्य पुत्रलाई देखाउनु हुन्छ। तब तिमीहरू सबै छक्क पर्नेछौ।

21 पिताले मेरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ।

22 “अनि पिताले कसैको न्याय गर्नु हुन्न। न्याय गर्ने सम्पूर्ण अधिकार पिताले पुत्रलाई सम्पुन भएको छ।

23 परमेश्वरले यसो गर्नु भएको छ, ताकि सबै मानिसहरूले पुत्रलाई आदर गर्नेछन् जसरी पितालाई आदर गरेका छन्। यदि कसैले पुत्रलाई आदर गर्दैन उसले पितालाई पनि आदर गर्दैन जसले उहाँलाई पठाउनु भयो।

24 “म तिमीहरूलाई साँचो भन्दछु, यदि कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्रवास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्यूबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेका हुन्।

25 म तिमीहरूलाई साँचो भन्दछु, एउटा समय आइरहेको छ। वास्तवमा त्यो समय अहिले नै आइसकेको छ। मानिसहरू जो मेरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन्। अनि जजसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्।

26 जीवन पिताबाट आउँदछ र पुत्रलाई पनि उहाँले जीवन-दान दिने अधिकार प्रदान गर्नुभएको छ।

27 अनि पिताले आफ्ना पुत्रलाई मानिसहरूलाई न्याय गर्ने अधिकार दिनुभएको छ। किन? किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ।

28 “यसमा अचम्म नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मेरेका छन्, तिमीहरूले उहाँको आवाज सुन्नेछ।

29 तब तिमीहरू जजसले राम्रो कामहरू गरेका छन् बौरा उठ्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिमीहरू जजसले आफ्नो जीवनमा ठूट्ट कामहरू गरेका छन्, दोषी ठहरिनको लागि बौरिनेछन्।

30 “म एकलै केही गर्दिनँ। म परमेश्वरबाट जस्तो सुन्छु त्यही प्रकारले न्याय गर्छु। यसैले मेरो निर्णय ठीक हुन्छ। किन? किनभने म आफैलाई खुशी पार्ने कोशिश गर्दिनँ। तर म उहाँलाई खुशी पार्न चाहन्छु जसले मलाई पठाउनु भयो।

येशूले यहदीहरूसँग लगातार वार्तालाप गरिरहनु भयो

31 “यदि मैले आफ्नो साक्षी आफैले दिन्छु तब मेरो साक्षी समर्थित हुँदैन।

32 तर त्यहाँ अन्य मानिस छ जसले मेरो विषयमा मानिसहरूलाई बताउँदछ। अनि म जान्दछु, उनले जे भन्छन् ती सबै कुराहरू सत्य हुन्।

33 “तिमीहरूले यहन्ना समक्ष मानिसहरू पठायौ। अनि उनले तिमीहरूलाई सत्य कुरा भने।

34 मलाई मेरो विषयमा भन्नलाई मान्छेको आवश्यकता छैन। तर म तिमीहरूलाई ती कुराहरू भन्नेछु ताकि तिमीहरू बाँच्न सक्छौ।

35 यहन्ना एक बत्ती थियो जुन बलेको थियो र प्रकाश दियो। अनि अल्प समयको लागि मात्र पनि त्यो ज्योति पाँउदा तिमीहरू अनन्तित भयौ।

36 “तर मसँग भै विषयमा जुन साक्षी छ त्यो यहन्नाको भन्दा महान छ। जुन कामहरू म गरिरहेकोछु त्यही नै मेरो साक्षी हो। पिता जसले मलाई पठाउनु भयो त्यो कामहरू शेष गर्नुलाई दिनु भयो।

37 पिता जसले मलाई पठाउनु भयो उहाँले मेरो बारेमा साक्षी पनि दिनुभयो। तर तिमीहरूले उहाँको आवाज कहिले सुनेनौ र तिमीहरूले उहाँलाई कहिले देखेनौ।

38 पिताको वचनले पनि तिमाहरूमा काम गरिरहेको छैन। किनभने जसलाई पिताले पठाउनु भयो उहाँलाई विश्रवास गर्दैनौ।

39 तिमीहरूले धर्मशास्त्र सावधानसित अध्ययन गर किनभने तिमीहरू सोच्दछौ कि ती धर्मशास्त्रद्वारा तिमीहरूले अनन्त जीवन पाउनेछौ अनि यिनै धर्मशास्त्रले मेरो विषयमा गवाही दिन्छ।

40 तर तिमीहरू जीवन पाउनलाई मकहाँ आउँन चाहँदैनौ।

41 “म मानिसहरूबाट प्रशंसा चाहन्न।

42 तर म तिमीहरूलाई जान्दछु तिमीहरूमा परमेश्वरको प्रेम छैन।

38 5:9: विश्रामको दिन जसको अर्थ “शाबाथ” दिन हो। यहदीहरूको साहको यो सातौं दिन हो। अनि यहदीहरूका लागि यो विशेष धार्मिक पर्व पनि हो।

43 म मेरो पिताबाट आएको हुँ-अनि म उहाँकै निम्ति बोल्दछु। तर तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर यदि कुनै मानिस आँउछ अनि आफ्नै विषयमा बोल्छ भने, उसलाई तिमीहरू ग्रहण गर्नेछौ।

44 तिमीहरू एकाअर्कामा प्रशंसा गरेको रूचाउँछौ। तर तिमीहरूले त्यो प्रशंसाको खोजी गर्दैनौ जो एक परमेश्वरबाट मात्र आँउछ। तब तिमी कसरी विश्वास गर्न सक्छौ?

45 नसम्झ कि म पिता समक्ष तिमीहरूको विरोधदमा भन्नेछु। मोशा ती मानिस हुन् जसले तिमीहरू विरुद्ध बोल्छन्। अनि उनै एक हुन् जसमाथि तिमीहरूले बचाउको आशा गर्यौ।

46 यदि तिमीहरूले साँच्चै नै मोशालाई विश्वास गरेको भए, तिमीहरूले मलाई पनि विश्वास गर्ने थियौ? किनभने मोशाले मेरो विषयमा लेख्न भएकोछ।

47 तर तिमीहरूले मोशाले के लेखे त्यसलाई विश्वास गर्दैनौ भने तब म जे भन्छु तिमीहरूले कसरी विश्वास गर्न सक्छौ?"

6

येश्ले पाँच हजार भन्दा बेसीलाई खुवाउनुभयो

(मती 14:13-21; मर्कुस 6:30-44; लुका 9:10-17)

- 1 यसपछि, येशू गालील, अर्थात् तिबेरियसको झील पारि जानुभयो।
- 2 धेरै ठूलो भीडले येशूलाई पछ्यायो किनभने तिनीहरूले विरामीहरूलाई निको पार्न चमत्कारहरू गर्नु भएको देखेका थिए।
- 3 येशू डाँडामाथि जानु भयो अनि आफ्ना चेलाहरूसँग त्यहाँ बसु भयो।
- 4 त्यसबेला यहूदीहरूको निस्तार चाडको समय प्रायः आइसकेको थियो।
- 5 येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देखे। येशूले फिलिपलाई भन्नुभयो, "हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौ?"
- 6 येशूले यो प्रश्न फिलिपलाई जाँचलाई सोध्नु भएको थियो। उहाँलाई थाहा भइसकेको थियो कि उहाँले के गरिरहनु भएको छ।
- 7 फिलिपले उत्तर दिए, "यदी हामी सबैले महिनाभरि काम गर्यौ भने पनि प्रत्येकलाई एक एक टुक्रा रोटी दिने पैसा पुग्ने छैन।"
- 8 त्यहाँ येशूका अर्का एक जना चेला थिए। तिनी शिमोन पत्रुसका भाइ अन्द्रियास थिए।
- 9 आन्द्रियासले भने, "यहाँ एक जना केटो छ। जसकोमा पाँच वटा जौको रोटी र दुइ टुक्रा साना माछा छन्। तर यो त्यति विघ्न मानिसहरूको लागि केही होइन।"
- 10 येशूले भन्नुभयो, "मानिसहरूलाई बस्न लाऊ।" यो घाँसे-घाँस भएको ठाउँ थियो। त्यहाँ 5,000 जति मानिसहरू बसिरहेका थिए।
- 11 येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जमीलाई रोटी बाँड्नु भयो। माछा पनि त्यसरीनै बाँड्नु भयो। येशूले मानिसहरूलाई जति चाहन्थे त्यति नै दिनु भयो।
- 12 जब तिनीहरूले खाई सके येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, "उब्रेका टुक्राहरू बदल्। केही पनि नष्ट नपार।"
- 13 तब चेलाहरूले उब्रेको रोटीको टुक्राहरू बदले। पाँचवटा जौको रोटीहरू मानिसहरूले खाए उब्रेको टुक्राहरू तिनीहरूले ठूलाठूला बाह्रवटा डोकोहरू मा भरे। पाँचवटा रोटीहरू र दुईवटा माछाबाट मात्र शुरू गरेका थिए। चेलाहरूले ती उब्रेका टुक्राहरू ठूलठूला बाह्र डोकोहरूमा भरे।
- 14 येशूले त्यस्तो चमत्कार गर्नुभएको मानिसहरूले देखे। तिनीहरूले भने, "संसारमा जो अगमवक्ता आउनेवाला हुन् हृद्यो साँच्चै उहाँ नै हुन् हुँदो रहेछ।"
- 15 येशूले बुझ्नु भयो कि आउने अनि उहाँलाई जबजस्ती राजा बनाउने योजना मानिसहरूले गर्दै थिए। यसकारण, उहाँले त्यो ठाँउ छाडेर एकलै पहाडमा जानु भयो।

येशू पानीमा हिंड्नु हुन्छ

(मती 14:22-27; मर्कुस 6:45-52)

- 16 त्यस साँझ येशूका चेलाहरू गालील झील तर्फ गए।
- 17 यसबेला अन्धकारो भइसकदा पनि येशू फर्कनु भएको थिएन। चेलाहरू डुङ्गामा चढे अनि कफर्नहम जान लागे। कफर्नहम समुद्रको अर्को पट्टि थियो।
- 18 हावा जोडले चलेकोले गर्दा त्यस समुद्रमा ठूलो छाल उठेर डुङ्गालाई उल्टा घचेटिरहेको थियो।
- 19 तिनीहरूले पाँच-छ कोलोमिटरसम्म डुङ्गा खियाएर लगे। तब तिनीहरूले येशूलाई देखे। उहाँ पानिमाथि हिंडिरहनु भएको थियो। उहाँ डुङ्गा भए तर्फ आउनु भयो। चेलाहरू डराए।
- 20 तर येशूले तिनीहरूलाई भन्नु भयो, "नडराउ, यो म हँ।"
- 21 जब उहाँले तिनीहरूसँग बात गर्नुभयो उहाँलाई डुङ्गामा ल्याउन पाँउदा तिनीहरू आनन्दित भए। तब डुङ्गा जमीनतिर आई पुग्यो जुन ठाउँमा तिनीहरू पुग्न चाहन्थे।

मानिसहरूले येशूलाई खोजे

22 अर्को दिन आई पुग्यो। कोही मानिसहरू समुद्रको अर्को किनारतिर बसेका थिए। येशू अब आफ्ना चेलाहरूसँग जानु भएन भन्ने कुरा ती मानिसहरूले थाहा पाए, तर तिनीहरू आफै छोडीए। तिनीहरूले पनि थाहा पाए त्यहाँ एउटा मात्र डुङ्गा थियो।

23 तर तिबेरियाबाट केही डुङ्गाहरू आए। ती डुङ्गाहरू त्यही ठाँउ नजिक थामिए जहाँ परमप्रभुले परमेश्वरलाई धन्यवाद दिनु भए पछि त्यो भीडले रोटी खाएको थियो।

24 ती मानिसहरूले त्यहाँ अब न त येशू न उहाँका चेलाहरू नै देखे। यसर्थ तिनीहरू डुङ्गाहरू लिएर कफर्नहमतिर लागे। किनभने तिनीहरू येशूलाई भेट्न चाहन्थे।

येशू जीवनको रोटी हुनुहुन्छ

25 मानिसहरूले येशूलाई समुद्र पट्टि देखे। तिनीहरूले उहाँलाई सोधे, "रब्बि, तपाईं यहाँ कहिले आई पुग्नु भयो?"

26 उहाँले उत्तर दिनु भयो, "तिमीहरूले मलाई किन खोजिरहेछौ? के मेरो चमत्कारहरू जसले मेरो शक्तिको प्रमाण दिन्छ देखे पछि मलाई खोजिरहेकाछौ? अहं! म सत्य भन्छु, तिमीहरूले मलाई खोजेको कारण के हो भने तिमीहरूले रोटी खोयो र पुरा अघायो।

27 जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र संग छन्।”

28 मानिसहरूले येशूलाई सोधे, “परमेश्वरले हामीबाट कस्तो प्रकारको काम चाहनु हुन्छ।”

29 येशूले उत्तर दिनुभयो, “परमेश्वरले तिमीहरूबाट कस्तो काम चाहनुहुन्छ भने तिमीहरू उहाँले पठाउनु भएको एकमाथि विश्वास गर्नु पर्छ।”

30 तब मानिसहरूले सोधे, “तपाईं परमेश्वरले पठाएको प्रमाण दिनलाई एक हो भने के चमत्कार गर्नु सक्नु हुन्छ? यदि हामीले तपाईंको चमत्कार देख्यौं भने तब तपाईंमाथि विश्वास गर्नेछौं। तपाईं के गर्नु हुनेछ?”

31 मरुभूमिमा हाम्रा पिता पुर्खाहरूले मन्न खाए। यो धर्माशङ्कामा लेखिएको छ, ‘परमेश्वरले स्वर्गबाट रोटी खानलाई दिनुभयो।’ ”

32 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ।

33 परमेश्वरको रोटी के हो? परमेश्वरको रोटी भनेको त्यो चीज हो जुन स्वर्गबाट ओर्लेर संसारलाई जीवन दिनुहुन्छ।”

34 मानिसहरूले भने, “प्रभु, त्यो रोटी हामीलाई सधैं दिनुहोस्।”

35 तब येशूले भन्नुभयो, “म त्यो रोटी हुँ जसले जीवन दिन्छ। जुन मानिस मेरोमा आउँदछ ऊ कहिल्यै भोको हुँदैन। जुन मानिसले ममाथि विश्वास गर्दछ ऊ कहिल्यै तिर्खाउँदैन।

36 तर मैले तिमीहरूलाई भनिसकेको छु कि यद्यपि मलाई देखेकाछौं तापनि तिमीहरूले मलाई विश्वास गर्दैनौं।

37 जुन मानिसहरू पिताले मलाई दिनुहुन्छ मकहाँ आउनेछन्। मकहाँ जो आउँछन् म कसैलाई पनि फर्काउने छुइन।

38 परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन।

39 मैले कसैलाई पनि गुमाउनु हुँदैन जुन परमेश्वरले मलाई दिनुभयो अनि अन्तिम दिनमा मैले तिमीहरूलाई जीवनामा उठाउनु पर्छ। उहाँ एक जसले मलाई पठाउनु भयो, उहाँको यही इच्छा हो।

40 प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिमीहरूले अनन्त जीवन पाए। म तिमीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो।”

41 यहूदीहरूले येशूको विषयमा गुनासो प्रकट गर्न शुरू गरे। येशूले भन्नु भएको थियो, “म नै रोटी हुँ जुन स्वर्गबाट तल आएकोछ।”

42 यहूदीहरूले भने, “यो येशू हो। हामी उहाँका बाबु-आमा चिन्दछौं। ऊ यसुफको छोरो हो। उसले कसरी भन्न सक्छ, ‘म स्वर्गबाट ओर्लि आएको छु?’ ”

43 तर येशूले भन्नु भयो, “एक-अर्कामा गनगनाउन बन्द गर।

44 पिता एक हुनुहुन्छ जसले मलाई पठाउनु भयो अनि मानिसहरूलाई मेरो समक्ष ल्याइदिनु हुन्छ। तिमीहरूलाई म अन्त्यको दिनमा जीवित पार्नेछु। कोही पनि आफ्नो मर्जीले आउन सक्ैन। केवल पिताले मात्र मकहाँ ल्याइदिनु सक्नुहुन्छ।

45 आगमवक्ताहरूले लेखे: ‘परमेश्वरले सबैलाई सिकाउनु हुनेछन्।’ मानिसहरू जसले पितालाई सुन्नेछन्। अनि उहाँबाटै सिक्ने छन् मकहाँ आउनेछन्।

46 मैले यो भन्न खोजेको होइन कि पितालाई कसैले देखेकाछन्। तिमी मात्र एक हुनु जो पिताबाट आएकाछन्। जसले पितालाई देखेकाछन्।

47 “म तिमीहरूलाई साँचो भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन हुनेछ।

48 म रोटी हुँ जसले जीवन प्रदान गर्दछ।

49 तिमीहरूका पुर्खाहरूले मरुभूमिमा मन्ना खाए तैर पनि अन्य मानिसहरू जस्तै तिमीहरू मेरे।

50 म त्यो रोटी हुँ जो स्वर्गबाट आयो। यदि कुनै मानिसले यो रोटी खाँदछ भने उ कहिल्यै मर्दैन।

51 म जिउँदो रोटी हुँ जो स्वर्गबाट आएको हो। जो मानिसले त्यो रोटी खाँदछ ऊ अनन्त सम्म बाँच्दछ। यो रोटी मेरो शरीर हो। म दिनेछु ताकि संसारका मानिसहरूले जीवन पाउनेछन्।”

52 तब यहूदीहरूको आपसमा वाद-विवाद शुरू भयो। तिमीहरूले भने, “यो मान्छेले कसरी आफ्नो शरीर खान दिन्छ?”

53 येशूले भन्नुभयो, “म साँचो भन्छु। तिमीहरूले मानिसको पुत्रको शरीर खाने पर्छ। उसको रगत पिउनु नै पर्छ। यदि तिमीहरूले त्यसो गरेनौ भने तिमीहरूले जीवन पाउने छैनौ।

54 तर जसले मेरो शरीर खान्छ र रगत पिउँछ उसको जीवन अनन्त हुन्छ। अन्त्यको दिनमा म उसलाई उठाउनेछु।

55 मेरो शरीर साँचो भोजन हो। मेरो रगत साँचो पिउने कुरा हो।

56 जसले मेरो शरीर खान्छ र रगत पिउँदछ तब त्यो मानिस मभिन्न र म ऊभिन्न हुनेछ।

57 “जीवित पिताले मलाई पठाएका हुन्। उहाँको कारणले म बाँच्छु। यसर्थ जसले मलाई खाँदछ मेरो कारणले पनि ऊ बाँच्नेछ।

58 म त्यो रोटी जस्तो होइन जुन हाम्रा पिताहरूले मरुभूमिमा खाए औ अन्य मानिसहरू सरह मेरे। म स्वर्गबाट आएको त्यो रोटी हुँ। ऊ जसले यो रोटी खाँदछ, अनन्त बाँच्ने छ।”

59 येशूले ती कुराहरू त्यतिबेला गर्नुभयो जब उहाँ कफर्नहम शहरको यहूदीहरूको सभा-घरमा सिकाउनु हुँदैथ्यो।

धेरै चेलाहरूले येशूलाई छाडे

60 धेरै येशूका चेलाहरूले यस्तो सुनेपछि भने, “यो शिक्षा बुझ्न गाह्रो छ। कसले यो शिक्षा ग्रहण गर्न सक्छ?”

61 येशूले चेलाहरू गनगनाउँदैछन् भन्ने थाहा पाउनु भयो। तिमीहरूलाई भन्नुभयो, “के यस शिक्षाले तिमीहरूलाई ठेस लाग्छ?”

62 तब तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ पहिले थियो, त्यहाँ जाँदै गरेको देख्यौ भने के हुन्छ?”

63 त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईँदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ।

64 तर तिमीहरू मध्ये कसैले विश्वास गर्दैनौं।” (येशूलाई शुरूबाट नै थाहा थियो कस-कसले विश्वास गरेनन् र कसले धोखा दिन्छ।)

65 येशूले भन्नुभयो “त्यसैले मैले भनेकोछु ‘पिताले अनुमति नदिए सम्म कोही पनि म भएकोमा आउन सक्तैन।’ ”

66 जब येशूले त्यसो भन्नुभयो, उनका धेरै चेलाहरू पछि हटे र उहाँको पछि लाग्नु छाडे।

67 येशूले बाह्रजना प्रेरितहरूलाई भन्नुभयो, “तिमीहरू पनि छाड्न चाहन्छौ?”

68 शिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “हे प्रभु हामी कसकोमा जाऊँ? तपाईंकोमा वचन छ जसले अनन्त जीवन दिन्छ।

69 हामी तपाईंमाथि विश्वास गर्छौं। हामी जान्दछौं कि तपाईं मात्र एक पवित्र हुनुहुन्छ जो परमेश्वरबाट आउनुभएको हो।”

70 तब येशूले उत्तर दिनुभयो, “मैले तिमीहरू बाह्रजनालाई चुन्छु। तर पनि तिमीहरूमा एकजना शैतान हो।”

71 येशूले यहूदाको विषयमा भनिरहनु भएको थियो। यहूदा शिमोन इस्कारियोटको छोरो थिए। यहूदा ती बाह्र चेलाहरू मध्येका एकजना थिए। किनभने उसले उहाँलाई धोका दिनेवाला थियो।

7

येशू र उहाँका भाइहरू

- 1 यो घटना पछि, येशूले गालील देशको चौरतिर यात्रा गर्नुभयो। येशूले यहूदियामा भ्रमण गर्न चाहनु भएन किनभने यहूदीहरूले उहाँलाई मार्न मौका खोजी रहेका थिए।
- 2 त्यसबेला यहूदीहरूको छाप्रो वासको चाड थियो।
- 3 तब येशूका भाइहरूले उहाँलाई भने, “तपाईंले यता छोडेर यहूदाको पर्वमा जानुपर्छ। तब तपाईंका चेलाहरूले त्यहाँ तपाईंले गर्नु भएको महान कार्य देख्न सक्नेछन्।
- 4 यदि कसैले आफूलाई जनसमूह मात्र प्रकाश गर्न चाहन्छ भने, उसले आफ्नो काम गुप्तीरूपले गर्नु हुँदैन। संसारलाई आफू स्वयंले देखाऊ। तिमीले गरेका चमत्कारहरू तिमीहरूले देखुन!”
- 5 (येशूका भाइहरूले सम्म उहाँमाथि विश्वास गर्दैनथिए।)
- 6 येशूले उहाँका भाइहरूलाई भन्नुभयो, “मेरो निम्ति ठीक समय अझै आइपुगेको छैन। तर कुनै समय पनि तिमीहरूको लागि जाने बेला आउँछ।
- 7 संसारले तिमीहरूलाई घृणा गर्न सक्नेछ। तर यो संसारले मलाई घृणा गर्छ। किनभने मैले तिमीहरूलाई तिमीहरूका कामहरू दूष्ट छनी देखाएँ।
- 8 यसर्थ तिमीहरू चाडमा जाऊ। म चाडमा यस पलत जाँदैन। मेरा निम्ति ठीक समय अझै आएको छैन।”
- 9 त्यति भनिसके पछि, उहाँ गालीलामा नै बसु भयो।
- 10 तब येशूका भाइहरू चाडतिर गए। तब उहाँ पनि चाडमा जानुभयो। तर येशू खुल्लम खुल्ला त्यहाँ जानु भएन, तर गुप्तीरूपले जानुभयो।
- 11 त्यो चाडमा यहूदीहरूले येशूलाई खोजे। तिमीहरूले भने, “त्यो मानिस कहाँ छ?”
- 12 त्यहाँ धेरै मात्रामा मानिसहरूको घुईचो थियो। तिमीहरू मध्ये कसै-कसैले येशूको विषयमा गुप्त प्रकारले कुरा गरिरहेको थिए। कतिपय मानिसहरूले भने, “उहाँ एक असल मानिस हुनु हुन्छ।” तर कतिपयले भने, “होइन, मानिसहरूलाई मूर्ख बानउदछ।”
- 13 तर कसैको पनि येशूको विषयमा खुल्लमखुल्ला प्रकारले कुरा गर्ने आँट थिएन। मानिसहरू यहूदी अगुवाहरूसँग डराउँदथे।

येशूले यसःशलेममा शिक्षा दिनुभयो

- 14 त्यो पर्व आधा जस्तो सिद्धिन् थालेको थियो। तब येशू मन्दिरको प्राङ्गाणमा जानुभयो अनि मानिसहरूलाई सिकाउन शुरू गर्नुभयो
- 15 यहूदीहरू छक्क परे। तिमीहरूले भने, “यो मानिस कहिल्यै स्कूलमा पढेन उसले कसरी यति विघ्न कुराहरू जान्यो?”
- 16 येशूले जवाफमा भन्नुभयो, “जुन कुराहरू म पढाइहेछु त्यो मेरो आफ्नै होइन। मेरो शिक्षा उहाँबाट आउँदछ जसले मलाई पठाउनु भयो।
- 17 यदि कुनै मानिसले परमेश्वरको इच्छा अनुसार काम गर्न चाहन्छ भने तब उसले मेरो शिक्षण परमेश्वरबाट आउँछ भनी बुझ्नेछ। यो मेरो आफ्नै शिक्षण होइन भनेर उसले जान्दछ।
- 18 कुनै मानिस जसले आफ्नो विचार मात्र बताउँदछ उसले आफै मात्र सम्मान पाउनलाई प्रयास गर्दछ। तर जुन मानिस जसले आफूलाई पठाउनेको सम्मान ल्याउने प्रयास गर्दछ उसले सत्य बोल्दछ। अनि उसकोमा केही असत्य रहनेछैन।
- 19 के मोशाले तिमीहरूलाई व्यवस्था प्रदान गर्नु भएन? तर तिमीहरू कसैले ती व्यवस्था पालन गरेनौ। किन तिमीहरू मलाई मार्न चाहन्छौ?”
- 20 मानिसहरूले जवाफ दिए, “एक भूतामा तिमीभित्र छ र त्यसले तिमीलाई बौलाहा बनाएको छ। कसले तिमीलाई मार्न चाहन्छ?”
- 21 येशूले तिमीहरूलाई भन्नुभयो, “मैले उजटा चमत्कार गरे र तिमीहरू सबै छक्क पर्यौ।
- 22 मोशाले तिमीहरूलाई खतनाको बारेमा नियम प्रदान गर्नुभयो। तर खासमा खतनाको नियम मोशाबाट आएको होइन। खतना हाम्रो पिता-पुर्खाबाट आएको हो जो मोशा भन्दा अगाडि थिए कहीले काँही विश्रामको दिनमा तिमीहरू शिशु को खतना गर्छौ।
- 23 यसले के देखाउँछ भने एकजना मानिसले मोशाको व्यवस्था उलट्छन नहोस् भनी विश्रामको दिनमा खतना लिन सक्छ। तब मैले विश्रामकै दिनमा एकजना मानिसको सम्पूर्ण शरीर निको पार्दा तिमीहरू मसित किन रिसाउँछौ?”
- 24 बाहिरी रूपलाई जाँच गर्न छाडी देऊ। निष्पक्ष बन र सत्य अनुसार जाँच गर।”

येशू नै ख्रीष्ट हो भनेर मानिसहरू छक्क परे

- 25 यसःशलेमका कोही बासिन्दाहरूले भने, “यो त्यही मानिस होइन जसलाई मानिसहरूले मार्न चेष्टा गरिरहेकाछन्?”
- 26 हेर, तिनी खुल्लम-खुल्ला शिक्षा दिइरहेका छन्। यद्यपि कसैले उहाँलाई शिक्षा दिन रोक्ने चेष्टा गरिरहेका छैनन्। के अग्रजहरूले उनी नै ख्रीष्ट हुन भन्ने निर्णय गरे?
- 27 तर हामी जान्दछौ उहाँ कहाँबाट आएका हुन। जब ख्रीष्ट आउनु हुनेछ, उहाँ कहाँबाट आउनु हुन्छ कसैलाई थाहा हुँदैन।”
- 28 येशूले मन्दिरको प्राङ्गाणमा शिक्षा दिइरहनु भएको थियो। येशूले दूलो स्वरमा भन्नुभयो, “हो, तिमीहरू म को हुँ र कहाँबाट आएको हो भनेर जान्दछौ। तर म आफ्नै अधिकारबाट आएको भने होइन। मलाई कसैले पठाएका हो जो सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई जान्दैनौ।
- 29 तर म मात्र उहाँलाई जान्दछु अनि म उहाँबाटै आएको हुँ। उहाँले नै मलाई पठाउनु भएको हो।”
- 30 जब येशूले त्यसो भन्नुभयो, मानिसहरूले उहाँलाई पक्रन चाहन्थे तर कसैले पनि उहाँलाई छुन सम्म सकेनन्। येशूलाई अहिले नै मारि हाल्नु पर्ने ठीक समय भएको थिएन।
- 31 तर धेरै जनाले येशूमा विश्वास गरे। मानिसहरूले भने, “हामी ख्रीष्ट आउनु हुन्छ भनेर पछिरेकाछौ। जब ख्रीष्ट आउनु हुनेछ तब उहाँले यो मानिसले भन्दा अझ बेसी चमत्कारहरू गर्न सक्नु हुन्छ र? होइन, अतः यही मान्छे ख्रीष्ट हुनुपर्छ।”

यहूदीहरूले येशूलाई पक्रने प्रयास गरे

- 32 फरिसीहरूले येशूको विषयमा मानिसहरूले गुप्तीरूपमा कुराहरू गरेको सुने। यसैले मुख्य पूजाहारीहरू र फरिसीहरूले येशूलाई पक्रन मन्दिरको कोही पहरेदारहरूलाई पठाए।
- 33 तब येशूले भन्नुभयो, “अब केही क्षण म तिमीहरूसँग बसेछु। तब म उहाँकहाँ जानेछु जसले मलाई पठाउनु भयो।
- 34 तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्ने छैनौ। अनि जहाँ म हुन्छु त्यस ठाउँमा तिमीहरू आउन सक्नेछैनौ।”
- 35 यहूदीहरूले आपसमा भने, “उनी कहाँ जानेछन्, के हामीले उनलाई भेट्न सक्ने छैनौ? के उनी यूनानीहरूमा जानेछन् जहाँ हाम्रा मानिसहरू वदछन्? के तिनी यूनानी मानिसहरूलाई शिक्षा दिन जानेछन्?”

36 उनले भन्छन्, 'तिमीहरूले खोज्यौ भने पनि मलाई भेटने छैनौ।' उसले यसो पनि भन्दछ, 'म जहाँ छु तिमीहरू त्यहाँ आउन सक्तैनौ।' यसको अर्थ के हो?"

पवित्र आत्माको विषयमा येशूले भन्नु हुन्छ

37 पर्वको अन्तिम दिन थियो। यो एकदमै मुख्य दिन थियो। त्यसदिन येशू उभिनु भयो र ठूलो स्वरमा भन्नुभयो, "यदि कुनै मानिसहरूलाई तीर्खा लागेको छ भने मकहाँ आऊ र पिऊ।

38 यदि कुनै मानिसले मलाई विश्वास गर्छ भने, उसको हृदयबाट जिउँदो पानी बग्नेछ। धर्मशास्त्रमा यही लेखिएकोछ।"

39 येशूले वास्तवमा पवित्र आत्माको विषयमा बताइरहनु भएको थियो। पवित्र आत्मा मानिसहरूलाई अझ सम्म दिइएको थिएन किनभने येशू अझ सम्म मर्नु भएको थिएन, अनि महिमातर्फ नै उठेको थिएन। तर पछि, ती जसले येशूमा विश्वास गर्छन् पवित्र आत्मा पाउने छन्।

येशूको विषयमा मानिसहरूको वाद-विवाद

40 मानिसहरूले येशूले भन्नु भएका ती कुराहरू सुने। कोही मानिसहरूले भने, "यो मानिस साँच्चै नै अगमवक्ता हो।"

41 अन्य मानिसहरूले भने, "उनी ख्रीष्ट हुन्।"

अन्यहरूले भने, "उनी ख्रीष्ट गालीलबाट आएको होइन।

42 धर्मशास्त्र अनुसार ख्रीष्ट दाऊदको परिवारबाट आउनेछन्। अनि अझ धर्मशास्त्रले भन्दछ कि ख्रीष्ट बेतलेहेमबाट आउनेछन्, त्यो शहर जहाँ दाऊद बस्थे।"

43 तब येशूको विषय लिएर परस्परमा तिनीहरू सहमती भएनन्।

44 कोही मानिसहरूले येशूलाई पक्रन चाहन्थे। तर कसैले पनि तिनीमाथि आफ्नो हात हालेनन्।

यह्दी अगुवाहरूले विश्वास गर्न अस्वीकार गरे

45 तब मन्दिरका पहरेदारहरू, मुख्य पृजाहारीहरू र फरिसीहरूभए कहाँ फर्के। तिनीहरूले मन्दिरका पहरेदारहरू सोधे, "तिमीले किन येशूलाई ल्याएनौ?"

46 मन्दिरका पहरेदारहरूले उत्तर दियो, "कुनै मानिसले पनि अझ सम्म यस प्रकारले शिक्षा दिएको छैन।"

47 फरिसीहरूले उत्तर दिए, "तब तिमीहरू पनि मूर्ख बनियो।

48 अगुवाहरू कसैले येशूमा विश्वास गरेकोछ, यही होइन? कुनै फरिसीहरूले उसमाथि विश्वास गरेकोछ? छैन।

49 तर ती मानिसहरू जो बाहिर छन् जसले व्यवस्थाको विषयमा केही पनि जान्दैनन् तिनीहरूले मात्र उहाँलाई विश्वास गरेकाछन्। परमेश्वरले तिनीहरूलाई श्राप दिनु भएकोछ।"

50 तर निकोदिमस ती अगुवाहरूमध्ये एकजना थिए। निकोदेमस त्यो मानिस थियो जो येशूलाई हेर्न पहिल्यै गएको थियो। उनले भने,

51 "हाम्रो व्यवस्थाले ऊबाट पहिले नसनी तथा उसले के गरेकोछ नजानी एक मानिसलाई दण्ड दिनु हामीलाई अनुमति दिदिन।"

52 यह्दी अगुवाहरूले उत्तर दिए, "तिमी पनि गालीलबाट आएको हो? धर्मशास्त्र अध्ययन गर अनि तिमीले जान्नेछौ कि कुनै पनि अगमवक्ता गालीलबाट आउँदैन।"

(यहन्नाको यी पदहरू 7:53-8:11 सम्म सबैभन्दा पुरानो र असल यूनानी लिपीहरूमा पाइँदैन।)

व्यभिचारमा समातिकी आइमाई

53 सबै यह्दी अगुवाहरू आ-आफना घर गए।

8

1 येशू जैतन डाँडामा जानुभयो।

2 बिहानै येशू मन्दिर तर्फ फर्कनुभयो। सबै मानिसहरू येशूकहाँ आए। येशू बसु भयो र तिनीहरूलाई सिकाउनु भयो।

3 शास्त्रीहरू र फरिसीहरूले एकजना आइमाईलाई त्यहाँ ल्याए। त्यस आइमाईले व्यभिचार गरिरहेको बेला समातिएकी थिई। ती यह्दीहरूले त्यस आइमाईलाई बलजपती जनसमूह समक्ष ल्याए।

4 तिनीहरूले येशूलाई भने, "गुरुज्य, यस आइमाई पर-पुस्रसँग व्यभिचार सम्बन्धमा रहेको बेला समातिई।

5 मोशाको व्यवस्थाले आज्ञा गर्दछ कि यस्तो आइमाईलाई ढुङ्गाले हानेर मर्नु पर्छ। अब तपाईं के भन्नु हुन्छ?"

6 यह्दीहरूले येशूलाई जालमा पार्नुका निम्ति त्यस्ता प्रश्नहरू गरिरहेका थिए। तिनीहरू येशूले गल्ती कुरा गर्रोस भन्ने चाहन्थे ताकि तिनीहरूले उहाँलाई आरोप लगाउन सकुन। तर येशू निहुरनु भयो र आफ्नो औलाले जमीनमा लेख्न थाल्नु भयो।

7 यह्दीहरूले लगातार त्यही प्रश्न येशूलाई सोधिरहे। तब येशू उभिनु भयो अनि भन्नुभयो, "तिमीहरू माझमा कुनै एक मानिस जो पाप रहित छ त्यो मानिसले उसलाई प्रथम ढुङ्गा हान्नुहोस।"

8 तब फेरि येशू निर्हुरनु भयो र जमीनमा लेख्न भयो।

9 जब येशूले भनेको तिनीहरूले सुने तिनीहरू एक पछि अर्को गर्दै त्यहाँबाट जान थाले। बडा मानिसहरूले पहिला छाडे र त्यसपछि अरू-अरूले छाड्दै गए। येशू एकलो छाडिनु भयो त्यस आइमाईसँग। त्यस आइमाई उहाँ समक्ष उभिरहेकी थिई।

10 येशू उठ्नु भयो अनि तिनलाई सोध्नु भयो, "नारी, तिनीहरू कहाँ छन्? तिनीहरू कसैले तिमीलाई दोषी ठहराउन सकेनन्?"

11 उसले भनी, "महोदय, मलाई कसैले दोषी ठहरायोउन सकेन।"

तब येशूले भन्नुभयो, "तब म पनि तिमीलाई दोषी ठहरायोउदिन, तिमी जान सक्छौ, तर फेरि पाप नर्न।"

येशू, संसारको ज्योति

12 त्यसपछि, येशू फेरि मानिसहरूसँग कुराकानी गर्न थाल्नु भयो। उहाँले भन्नुभयो, "म संसारको ज्योति हुँ। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिल्यै अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्दछ।"

13 तब फरिसीहरूले येशूलाई भने, "तपाईं आफै आफ्नु गवाही दिइरहनु भएकोछ। यस्तथ तपाईंको गवाही अमान्य ठहरिन्छ।"

14 येशूले जवाफ दिनुभयो, "हो, मैले यी कुराहरू आफ्नै विषयमा भनिरहेको छु। तर मैले भनेका कुरा सत्य हुन्। किनभने म जान्दछु म कहाँबाट आएको हुँ र कहाँ जान्छु। म तिमीहरू जस्तो होइन। तिमीहरू जान्दैनौ म कहाँबाट आएँ र कतातिर गइरहेछु।

15 तिमीहरूले मलाई अन्य मानिसलाई सरह न्याय गर्दछौ। म कुनै मानिसलाई न्याय गर्दिन।

16 तर यदि मैले न्याय गरे भने, मेरो न्याय सत्य हुनेछ। किन? किनभने जब म न्याय गर्दछु म एकलो हुन्छु। पिता जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ।

17 तिमीहरूको आफ्नै व्यवस्था छ कि यदि दुई जना गवाहीले एउटै कुरा भन्यो भने तिमीहरूले स्वीकार गर्नेछौ।

18 म त्यस्तै एक गवाही हुँ जसले आफ्नै विषयमा भन्दछ। अनि पिता जसले मलाई पठाउनु भयो उहाँ अर्को गवाही हुनुहुन्छ।”

19 मानिसहरूले सोधे, “तपाईंको पिता कहाँ छ?”

येशूले जवाफमा भन्नुभयो, “तिमीहरूले मलाई अथवा मेरो पितालाई चिन्दैनौ। यदि तिमीहरूले मलाई चिन्दछौ भने, तिमीहरूले मेरो पितालाई पनि चिन्दछौ।”

20 येशूले यी कुराहरू मन्दिरमा सिकाई रहनु भएको बेलामा भन्नुभयो। उहाँ त्यस ठाउँको छेउमा हुनुहुन्थ्यो जहाँ सबै जना मानिसहरू भेटी चढाउन आउँथे। तर कुनै मानिसले पनि उहाँलाई पक्रेनन्। येशूको ठीक समय अझ आइपुगेको थिएन।

येशूको विषयमा यहूदीहरूले बुझेनन्

21 फेरि, येशूले मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई छोडेर जानेछु। तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरू आफ्नै पापले मर्नेछौ। जहाँ म गइरहेछु त्यहाँ तिमीहरू आउन सक्नेनौ।”

22 तब यहूदीहरूले आपसमा सोधे, “के येशूले आफैलाई मार्नेछ? के यसको अर्थ यो हो जब उहाँले भन्नु भयो, ‘जहाँ म गइरहेको छु त्यहाँ तिमीहरू आउन सक्नेनौ?’”

23 तर येशूले ती यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ तलबाट आएका हो। तर म माथिबाट आएको हुँ। तिमीहरू यस संसारका हो, तर म यस संसारको होइन।

24 मैले भनिसकें तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ। हो, तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ, यदि तिमीहरूले मलाई म उही हो भनेर विश्वास गरेनौ भने।”

25 यहूदीहरूले सोधे, “तब तिमी को हो?”

येशूले जवाफ दिनुभयो, “शुद्धेच्छि नै मैले तिमीहरूलाई जे भनिरहेछु म त्यही हुँ।

26 तिमीहरूका विषयमा मलाई धेरै कुराहरू भन्नु छ। तिमीहरूलाई म न्याय गर्न सक्थे, तर उहाँ एक जसले मलाई पठाउनु भयो सत्य उहाँ नै हुनुहुन्छ। उहाँबाट जे कुरा मैले सुने ती कुराहरू बोल्छु।”

27 येशू कुन विषयमा कुरा गरिरहेछन् भनेर मानिसहरूले बुझ्दैनन्। येशूले तिमीहरूलाई पिताको विषयमा भनिरहनु भएको थियो।

28 यसैले मानिसहरूलाई भन्नुभयो, “तिमीहरूले मानिसको पुत्रलाई उठाउनेछौ त्यतिबेला मात्र म उही हुँ भनेर तिमीहरू जान्नेछौ। तिमीहरूले जान्नेछौ कि जुन कुराहरू म गरिरहेछु त्यो मेरो आफ्नै अधिकारबाट गरेको होइन। तिमीहरूले जान्नेछौ कि मैले जे जति कुराहरू भन्दैछु त्यो पिताबाट मैले जानेको हो।

29 परमेश्वर जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ। म सधैं त्यही कुरा गर्दछु जसले उहाँलाई खुरी दिँदछ। यसैले उहाँले मात्र मलाई एकलै छोडनु भएन।”

30 जब येशूले यी कुराहरू गरिरहनु भएको थियो, धेरै मानिसहरूले उहाँलाई विश्वास गरे।

येशूले मुक्त हुने विषय बताउनु हुन्छ

31 तब येशूले भन्नुभयो कि यहूदीहरू जसले उहाँमाथि विश्वास गरे, “यदि तिमीहरूले लगातार मेरो शिक्षाहरू पालन गरिरह्नु भने तिमीहरू साँच्चै मेरो चेलाहरू हो।

32 तब मात्र तिमीहरूले सत्य जान्नेछौ। अनि सत्यले तिमीहरूलाई मुक्ति गराउनेछ।”

33 यहूदीहरूले जवाफ दिए, “हामी अब्राहामका सन्तान हो। अनि हामी कहिल्यै कसैको दास भएका छैनौ। तब किन भन्छौ, ‘तिमीहरू’, स्वतन्त्र हुनेछौ?”

34 येशूले जवाफ दिनुभयो, “म साँचो भन्दछु। प्रत्येक मानिस जसले लगातार पाप गर्छ ऊ पापको दास हो। पाप उसको मालिक हो।

35 दास सदैव मालिकको परिवारसंग बस्दैन। तर छोरो सधैं परिवारसंग बस्छ।

36 यसर्थ जब पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्दछ, तब तिमीहरू सत्यरूपमा स्वतन्त्र हुनेछौ।

37 म जान्दछु तिमीहरू अब्राहामका सन्तान हो। तर तिमीहरू मलाई मार्न चाहन्छौ। किनभने तिमीहरू मेरो वचन स्वीकार गर्न चाहँदैनौ।

38 म भनिरहेछु कि जे पिताले मलाई देखाउनु भयो तर तिमीहरूले त्यो काम गर्दछौ जो तिम्रा पिताबाट तिमीहरूले सुन्यौ।”

39 यहूदीहरूले भने, “हाम्रा पिता अब्राहाम हुन्।”

येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अब्राहामका सन्तान हुँदा हो त तिमीहरूले त्यही कुराहरू गर्न थियौ जुन कुरो अब्राहामले गरे।

40 म मानिस हुँ जसले परमेश्वरबाट सुनेको सत्य बताएँ। तर तिमीहरू मलाई मार्ने प्रयास गर्छौ। अब्राहामले त्यस्ता कुरा गरेनन्।

41 तब तिमीहरूले त्यही कुराहरू गरिरहेकाछौ जो तिम्रा आफ्नै पिताले गर्छन्।”

तर यहूदीहरूले भने, “हामी त्यस्ता अवैध बालहरू होइनौ जसले कहिल्यै पनि आफ्ना पिता को थिए जानेनौ। परमेश्वर नै हाम्रा पिता हुन्। हाम्रा अरू पिता छैनन्।”

42 येशूले ती यहूदीहरूलाई भन्नुभयो, “यदि परमेश्वर साँच्चि तिमीहरूका पिता भएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियौ। म परमेश्वरबाट आएको हुँ, र म यहाँ छु। म आफ्नै अधिकारबाट आएको होइन। परमेश्वरले मलाई पठाउनु भयो।

43 तिमीहरूले यी कुराहरू किन बुझ्दैनौ, जो म सिकाउँछु? किनभने तिमीहरूले मेरो शिक्षा स्वीकार गर्न सक्नेनौ।

44 तिमीहरूका पिता शैतान हो। तिमीहरू उसका सन्तान हो। उसले जे चाहन्छ तिमीहरू त्यही गर्दछौ। शैतान आदिकालदेखि नै हत्यारा थियो। उ सधैं सत्यको विरुद्धमा छ अनि उभिन्न सत्य छैन। जब ऊ झट्टो बोल्छ तब उसले त्यो झट्टो स्वभाविक रूपले बोल्छ। हो शैतान असत्यवादी अनि असत्यको पिता हो।

45 “म साँचो भन्दछु। त्यसैले तिमीहरू मलाई विश्वास गर्दैनौ।

46 म पापको दोषी छु भनेर तिमीहरूमा कसले प्रमाण दिन सक्छौ? म तिमीहरूलाई सत्य भन्दछु किन तिमीहरू मलाई विश्वास गर्दैनौ?

47 जो परमेश्वरको हो उसले परमेश्वरले भन्नु भएका कुरा मान्दछ। तर तिमीहरू परमेश्वरले जे भन्नु हुन्छ त्यो स्वीकार्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ।”

येशूले आफ्नै र अब्राहामको विषयमा भन्नुहुन्छ

- 48 यहदीहस्ले उत्तर दिए, “हामीहस्ले भन्थौ तिमी सामरी हौ। अनि भूतात्मा तिमीभित्र छ। के यस्तो भन्नु हामी सही छैनौ?”
- 49 येश्ले उत्तर दिनुभयो, “म भित्र भूतात्मा छैन। म आफ्ना पितालाई सम्मान गर्छु तर तिमीले मलाई सम्मान गर्दैनौ।
- 50 म आफ्नै सम्मान पाउने कोशिश गरिरहेको छुँइन उहाँ एक हुनुहुन्छ जसले मेरो निम्ति सम्मान चाहनु हुन्छ। उहाँ न्यायकर्ता हुनुहुन्छ।
- 51 म साँचो भन्छु। यदि कुनै मानिसले मेरो वचन पालन गर्छ भने, त्यो मानिस कहिल्यै मर्ने छैन।”
- 52 यहदीहस्ले येश्ललाई भने, “अब हामी पक्का भयौं कि तिमीभित्र भूतात्मा छ अनि अगमवक्ताहरू अनि अब्राहाम पनि मेरे। तर तिमी भन्छौ, ‘जुन मानिसले तिमी वचन पालन गर्दछ ऊ कहिल्यै मर्ने छैन।’
- 53 के तिमी आफैलाई हाप्रा पिता अब्राहामभन्दा महान सोच्छौ? अब्राहाम मेरे। अनि अगमवक्ताहरू पनि मेरे। तिमी आफैलाई के सम्झन्छौ?”
- 54 येश्ले जवाफ दिनुभयो, “यदि मैले आफैलाई सम्मान दिएको भए, त्यो सम्मान व्यर्थ हो। जसले मलाई सम्मान दिनुभयो उहाँ मेरा पिता हुनुहुन्छ। अनि जसलाई तिमीहरू आफ्नो परमेश्वर भन्छौ।
- 55 तिमीहरू वास्तवमा उहाँलाई चिन्दैनौ। म उहाँलाई चिन्दछु। यदि मैले मेरा पितालाई चिनिँ भने म तिमीहरू जस्तै झट्टो हुनेछु। तर म उहाँलाई चिन्दछु। अनि म उहाँले जे भन्नुहुन्छ पालन गर्छु।
- 56 तिमी पिता अब्राहाम म आउने दिन हेर्नेलाई हर्षित थिए। उनले त्यो दिन देखे र हर्षित भए।”
- 57 यहदीहस्ले येश्ललाई भने, “तिमीले अब्राहामलाई देखेकाछौ? तिमी 50 वर्ष पनि पुगेका छैनौ।”
- 58 येश्ले उत्तर दिनुभयो, “म तिमीलाई साँचो भन्छु। अब्राहाम जन्मनु भन्दा पनि अधिबाट म छँदै छु।”
- 59 जब येश्ले त्यसो भने, मानिसहरूले उहाँमाथि ढुङ्गाहरू टिपेर हाने। तर येश्ल लुक्नु भयो र मन्दिर छाडेर जानुभयो।

9

अन्धा जन्मेको मानिसलाई येश्ले निको पार्नु भयो

- 1 जब येश्ल हिडिरहनु भएको थियो, उहाँले एकजना अन्धो मान्छेलाई देख्नु भयो। त्यो मान्छे जन्मैदेखि अन्धा थियो।
- 2 येश्ला चेलाहरूले सोधे, “गुरुज्यू यो मान्छे जन्मैदेखि अन्धो हो। कसको पापले उसलाई अन्धा जन्मायो? उसको आफ्नै पाप वा उसको माता-पिताको पाप?”
- 3 येश्ले उत्तर दिनुभयो, “यो न त उसको न त उसकी माताको पाप हो जसले उसलाई अन्धा जन्माइन्। ऊ जन्मैदेखिको अन्धो हो ताकि उसलाई निको पारेर मानिसहरूलाई परमेश्वरको शक्ति देखाउन सकियोस।
- 4 अहिले जब दिनको समय छ हामीले उहाँको कामहरू पार्नु पर्छ जसले मलाई पठाउनु भयो। रात पर्न आँटको छ। अनि कसैले पनि राती काम गर्दैन।
- 5 जब म संसारमा छु, म संसारको ज्योति हूँ।”
- 6 यसो भनिसकेर, येश्ले भँईमा थुक्नु भयो र त्यसबाट केही माटोको हिलो बानाउनु भयो अनि येश्ले त्यसलाई त्यस मानिसको आँखामा दलित्तिनुभयो भयो।
- 7 येश्ले त्यस मानिसलाई भन्नुभयो, “जाऊ सिलोआमाको तलाउमा गएर पखाल।” (सिलोआमको अर्थ हुन्छ “पठाउनु”) तब त्यो मानिस तलाउमा गयो र धोयो। अब ऊ देख्ने लायकको भयो।
- 8 कोही मानिसहरूले पहिले त्यस मानिसलाई भीख मागिरहेको देखेका थिए। ती मानिसहरू र उनको छिमेकीहरूले भने, “हे! यो त्यही मान्छे होइन जो सधैं बसेर भीख माग्थ्यो?”
- 9 कोही मानिसहरूले भने, “हो! त्यो त्यही हो।” तर अन्य मानिसहरूले भने, “अहँ, ऊ त्यो मान्छे होइन, ऊ त्यस्तै देखिएको मात्र हो।” तब त्यस मानिसले भन्यो, “म त्यही मानिस हूँ जो पहिले अन्धो थिएँ।”
- 10 मानिसहरूले जान्न चाहन्थे, “के भयो? तिमीले कसरी दृष्टि प्राप्त गर्‍यो?”
- 11 त्यस मानिसले जवाफ दिए, “त्यो मानिस जसलाई येश्ल भन्छौ उहाँले धूलोबाट हिलो बनाउनु भयो। उहाँले त्यो मेरो आँखामा राखिदिनु भयो। तब उहाँले मलाई भन्नुभयो, ‘सिलोआमा जाऊ र पखाल।’ तब म सिलोआममा गएँ र पखालें। अनि तब मैले देख्नु थालें।”
- 12 मानिसहरूले त्यस मानिसलाई सोधे, “त्यो मान्छे कहाँ छ?”
- त्यस मानिसले भन्यो, “मलाई थाहा छैन।”

येश्ले निको पार्नु भएको त्यस मान्छेलाई यहदीहस्ले प्रश्न गरे

- 13 त्यसपछि मानिसहरूले त्यस मान्छेलाई फरिसीहरूकहाँ ल्याए। यो त्यही मानिस थियो जो पहिला अन्धो थियो।
- 14 येश्ले धूलोको हिलो बनाएर त्यस मानिसको आँखा निको पारिदिनु भयो। जुन दिन येश्ले त्यस्तो काम गर्नुभयो त्यो दिन विश्रामको दिन थियो।
- 15 फरिसीहरूले पनि त्यस मानिसलाई सोधे, “कसरी तिमीले तिमी दृष्टि पायो?”
- त्यस मानिसले उत्तर दियो, “उहाँले धूलोको हिलो मेरो आँखामा राखिदिनु भयो। मैले मेरो आँखा पखालें र अब मैले देख्न सकेँ।”
- 16 कोही फरिसीहरूले भने, “त्यस मानिसले विश्रामको दिन पालन गर्दैन। यसैले ऊ परमेश्वरबाट आएको होइन।”
- अन्य मानिसहरूले भने, “तर जो मानिस पापी छ उसले यस्तो चमत्कारहरू गर्न सक्ने।” ती यहदीहस् आपसमा सहमत हुन सकेनन्।
- 17 यहदी अगुवाहरूले फेरि त्यस मानिसलाई सोधे, “यो मान्छेले तिमीलाई निको पार्‍यो अनि तिमीले देख्न सक्‍यो। तिमी उसको बारेमा के भन्छौ?”
- त्यस मानिसले उत्तर दिए, “उहाँ एउटा अगमवक्ता हुनुहुन्छ।”
- 18 यहदीहस्ले त्यस मानिस त्यसरी निको भएको घटनामा विश्रवास गरेनन्। तिनीहरूले त्यो मान्छे पहिले अन्धा र पछि निको भएको विश्रवास गरेनन्। यसर्थ तिनीहरूले उसको आमा बाबुलाई बोलाए।
- 19 अनि यहदीहस्ले त्यसको आमा बाबुलाई सोधे, “यो तिमीहरूको छोरो हो? तिमीहरू भन यो जन्मै अन्धो थियो। तब अहिले उसले कसरी देख्न सक्‍यो?”
- 20 त्यसको आमा-बाबुले उत्तर दिए, “हामी जान्दछौ यो मेरो छोरो हो। अनि हामी जान्दछौ यो जन्मै अन्धो थियो।
- 21 तर अहिले उसले कसरी देख्न सक्छ हामी जान्दैनौ। अनि हामी जान्दैनौ कसले उसलाई दृष्टि दियो। उसैलाई सोच्नुहोस्। ऊ अहिले ठूलो भएको छ अनि आफ्नो विषयमा उत्तर आफैले दिने छ।”
- 22 उनको आमा-बाबुले यहदी अगुवाहरूको डरले गर्दा त्यसो भनेको हुन्। यहदी अगुवाहरूले पहिल्यै निर्णय लिइसकेका थिए कि ज-जसले येश्ललाई खीष्ट भन्छन तिनीहरू दण्डित हुनेछन्। अनि ती मानिसहरूलाई सभा-घरबाट निकालिदिनेछन्।
- 23 यसैकारणले गर्दा उसको आमा-बाबुले भने, “ऊ ठूलो भएकोछ उसैलाई सोच्नु होस्।”

24 तब यहूदी अगुवाहरूले त्यस मानिस जो पहिला अन्धो थियो फेरि दोस्रोपल्ट बोलाएर भने, “तिमीलाई परमेश्वरको महिमा राख्न सत्य बोल्नु पर्छ। हामी जान्दछौं कि यो मानिस पापी हो।”

25 त्यस मानिसले उत्तर दियो, “उहाँ पापी हुन भनेर म जान्दिन। तर म यति मात्र जान्दछु: म अन्धो थिएँ र अहिले देख्न सक्ने भएँ।”

26 यहूदीहरूले सोधे, “उसले के गर्यो? तिमी आँखा कसरी निको पार्यो?”

27 त्यस मानिसले उत्तर दियो, “मैले तपाईंहरूलाई पहिल्यै भनिसकेको छु। तर तपाईंहरूले सुन्नु नै भएन। किन तपाईंहरू फेरि सुन्न चाहनु हुन्छ? के तपाईंहरू पनि उहाँको चेलाहरू हुन चाहनु हुन्छ?”

28 यहूदी अगुवाहरू एकदम रिसले चूर भए अनि त्यस मानिसलाई अप-शब्दद्वारा गाली गरे। तब तिनीहरूले भने, “तिमी त्यस मानिसको चेला हो। हामी मोशाका चेलाहरू हौं।”

29 हामी जान्दछौं कि परमेश्वर मोशासंग बोल्नु भयो। तर हामी त्यस मानिसको विषयमा चाहिँ एकदमै जान्दैनौं, ऊ कहाँबाट आएको हो।”

30 त्यस मानिसले उत्तर दियो, “यो कस्तो अचम्मको कुरा हो। येशू कहाँबाट आउनु भयो, तपाईंहरू जान्नु हुन्न। तर उहाँले मेरो आँखालाई निको पारी दिनु भयो।”

31 हामी सबै जान्दछौं कि परमेश्वरले पापीहरूको कुरा सुन्नु हुन्न। तर परमेश्वरले चाहे जस्तै गर्नु हुन्छ।

32 यस्तो कहिल्यै पनि सुनिएको थिएन कि कसैले एक जन्मेको अन्धा मानिसलाई दृष्टि दियो।

33 त्यो मान्छे परमेश्वरबाटै आएको हुनपर्छ। यदि उनी परमेश्वरबाट नआएको भए उसले यस्तो कुनै कुरा गर्नसक्ने थिएन।”

34 यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पापेपापले भरिएर जन्मिएको रहेछौ। तिमीले हामीलाई सिकाउन खोज्छौ?” तिनीहरूले त्यस मानिसलाई घच्याडेर निकालिदिए।

आत्मिक अन्धोपन

35 यहूदी अगुवाहरूले त्यस मानिसलाई निकालीदिएको येशूले चाल पाउनु भयो। येशूले त्यस मानिसलाई भेरेर भन्नुभयो, “तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?”

36 त्यस मानिसले सोध्यो, “प्रभु, मानिसको पुत्र को हुन्? मलाई बातउनु होस्, तब म उहाँमा विश्वास गर्न सक्छु।”

37 येशूले त्यस मानिसलाई भन्नुभयो, “तिमीले उसलाई देखिसकेकाछौ। मानिसको पुत्र उही हुन् जो तिमीसंग अहिले बोलिरहेकोछ।”

38 त्यस मानिसले भन्यो, “हो प्रभु, म विश्वास गर्छु।” त्यसपछि उसले येशूलाई दण्डवत् गर्‍यो।

39 येशूले भन्नुभयो, “म यस संसारमा न्याय गर्न आएको हुँ। म त्यसकारण आएको हुँ कि अन्धा मानिसहरूले देख्न सकोस्। म त्यसकारणले आएको हुँ कि देख्न सक्नेहरू अन्धा होउन्।”

40 कोही फरिसीहरू येशूको नजिकै थिए। तिनीहरूले येशूले त्यसो भन्नु भएको सुने। तिनीहरूले सोधे, “हामी पनि अन्धा छौं भनेर तिमी भनिरहेछौ?”

41 येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अन्धा भएको भए तिमीहरू पापको दोषी हुने थिएनौं। तर अहिले तिमीहरूले देख्छु भन्यौं, यसकारण तिमीहरूको दोष रहिरहन्छ।”

10

भेडावाला र उसको भेडा

1 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। जब कुनै पनि एक मानिस भेडा-गोठभित्र पस्दछ, त्यो ढोकाबाट पस्दछ। यदि त्यो अर्को तिरबाट पस्छ भने त्यो चोर अनि डाकु हो।

2 तर कुनै मानिस ढोका खोलेर गोठमा पस्दछ तब ऊ गोठाला हो।

3 जसले ढोकाको देखेरेख गर्छ उसैले गोठालाको लागी ढोका खोल्दछ। अनि भेडाले पनि उसैको कुरा सुन्छ। गोठालाहरूले नामद्वारा आफ्नो भेडाहरूलाई डाक्दछन अनि गोठ बाहिर निकाल्दछन।

4 गोठालाले सबै भेडाहरू बाहिर निकाल्दछ। तब ऊ सबैको अधि जाँदछ तिनीहरूको अगुवाई गर्दछ। भेडाहरू उसैको पछि लाग्दछन् किनभने तिनीहरूले उसको आवाज चिन्दछन।

5 भेडाहरूले नचिनेको मानिसलाई फछ्याउँदैन। तिनीहरू त्यस्ता नचिनेको मान्छेदेखि टाडा भाग्दछन, किनभने तिनीहरूले उसको आवाज चिन्दैन।”

6 यसरी येशूले मानिसहरूलाई एउटा कथा सुनाउनु भयो। तर त्यस कथाको तात्पर्य के हो तिनीहरूले बुझेन।

येशू असल गोठालो हुन्

7 येशूले फेरि भन्नुभयो, “म साँचो भन्दछु। म भेडाहरूको लागि ढोका हुँ।

8 जो मेरो अधि आए, तिनीहरू सबै चोरहरू र डाकुहरू हुन्। भेडाले तिनीहरूलाई ध्यान दिएन।

9 म ढोका हुँ। जुन मानिस मद्दारा पस्दछ ऊ जोगिन्। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ।

10 एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ।

11 “म असल गोठालो हुँ। असल गोठालाले भेडाका निम्ति आफ्नो जीवन प्रदान गर्दछ।

12 पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्ना हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेडा हुँदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेडालाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेडाहरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ।

13 किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेडाको देखेर ख गर्दैन। उसलाई भेडाको चिन्ता हुँदैन। उसलाई भेडासँग कुनै मतलब रहँदैन।

14-15 “म त्यो गोठालो हुँ जसले भेडालाई साँचो मनले रक्षा गर्छ। म मेरा भेडाहरू चिन्दछु जसरी पिताले मलाई चिन्दछ। अनि भेडाले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भेडाहरूका लागि जीवन अर्पण गर्छु।

16 मसँग अन्य भेडाहरू पनि छन्। तिनीहरू यस झण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुँदछ।

17 मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता पाउँनेछु।

18 मबाट कसैले जीवन लिन सक्दैन, मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु मेरो आफ्नो जीवन दिने अधिकार छ। अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो।”

- 19 फेरि यहदीहस् आपसमा सहमती भएनन्, किनभने यश्ले यी कुराहस् भन्नु भएको थियो।
 20 धेरै यहदीहस्ले भने, “भुतात्मा उसमा छ र ऊ बौलाहा भएको छ। किन उसलाई ध्यान दिनु?”
 21 तर अन्य यहदीहस्ले भने, “भुतात्मा ले भेट्टाएको मान्छेले यस्तो प्रकारको कुरा गर्नसक्तेन। के भुतात्मा ले अन्धा मान्छेहस्का आँखा निको पार्न सक्छ? अहँ!”

येश्को विरुद्ध यहदीहस्

- 22 यस्शलेममा हिउँदको बेला थियो साथै समर्पणको चाड* पनि आयो।
 23 येश् मन्दिरको प्राङ्गण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनुभएको थियो।
 24 यहदीहस्ले येश्लाई वरिपरि घेरे। तिनीहस्ले भने, “कहिले सम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिम्री ख्रीष्ट नै हौ भने, हामीलाई स्पष्ट पार!”
 25 येश्ले उत्तर दिनुभयो, “मैले तिम्रीहस्लाई पहिल्यै भनिसकेको छु, तर तिम्रीहस्ले विश्वास गरेनौ। म चमत्कारहस् गर्छु, मेरो पिताको नाममा। ती चमत्कारहस्ले मेरो बारेमा प्रमाण दिन्छ।
 26 तिम्रीहस् तर विश्वास गर्दैनौ। किन? किनभने तिम्रीहस् मेरा भेडाहस् होइनौ।
 27 मेरो भेडाहस् मेरो आवाज सुन्दछन्। म तिम्रीहस्लाई जान्दछु र तिम्रीहस्ले मलाई पछ्याउँदछन्।
 28 म मेरा भेडाहस्लाई अनन्त जीवन दिदछु। तिम्रीहस् कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिम्रीहस्लाई मेरो हातबाट खोसेर लान सक्तेन।
 29 मेरा पिताले मेरो भेडा मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेडा खोसेर लान सक्तेन।
 30 पिता र म एकै हौं।”
 31 फेरि यहदीहस्ले येश्लाई मारन ढुङ्गा टिपे।
 32 तर येश्ले तिम्रीहस्लाई भन्नुभयो, “मेरा पिताबाट तिम्रीहस्लाई मैले धेरै राम्रा कामहस् देखाइसकेको छु। ती चीजहस् मध्ये कुन चाँहि कामको लागि मलाई ढुङ्गाले हिकोउन खोज्छौ?”
 33 यहदीहस्ले भने, “तिम्रीले कुनै राम्रो काम गरेकोमा तिम्रीलाई हामी ढुङ्गाले हानेर मारने छैनौ। तर तिम्रीले भनेका ती कुराहस् परमेश्वरको विरुद्ध छन्। तिम्री खाली मान्छे मात्र हौ, तर तिम्री भन्छौ तिम्री परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिम्रीलाई ढुङ्गाले हिकोएर मारन खोजेका हौ।”
 34 येश्ले उत्तर दिनुभयो, “यो तिम्रीहस्को व्यवस्थामा लेखिएको छ, ‘मैले भनें, तिम्रीहस् देवहस् हौ।’^६
 35 यो धर्माशास्त्रले तिम्रीहस्लाई देवहस् भन्थ्यो। मानिसहस् जसले परमेश्वरको सुसमाचार ग्रहण गरे। अनि धर्मशास्त्रमा सधैं सत्य छ।
 36 यसर्थ तिम्रीहस् मलाई किन भन्छौ, तिम्री परमेश्वरको निन्दा गर्छौं, किनभने मैले भने, ‘म परमेश्वरको पुत्र हूँ?’ पिताले मलाई चुन्नु भयो अनि संसारमा पठाउनु भयो।
 37 यदि मैले मेरा पिताको कामहस् गर्दिन भने मलाई विश्वास नगर।
 38 तर यदि मैले मेरा पिताका कामहस् गरे भने तिम्रीहस्ले मलाई विश्वास गर्नु पर्छ। यदि तिम्रीहस्ले मलाई विश्वास गरेनौ भने, म जे गर्छु मेरो काममा विश्वास गर। तब तिम्रीहस्ले थाहा पाउनेछौ अनि बुझ्नेछौ कि म परमेश्वरमा छु औ परमेश्वर ममा हुनुहुन्छ।”
 39 यहदीहस्ले येश्लाई फेरि पक्रने प्रयास गरे। तर येश् तिनहस्बाट उम्कनु भयो।
 40 त्यसपछि येश् फेरि यर्दन नदीको क्षेत्र पार गरेर जानु भयो। येश् त्यस ठाउँ जानु भयो जहाँ यहन्नाले पहिला बमिसमा दिएका थिए।
 41 येश् त्यहाँ बसु भयो र उहाँ-कहाँ धेरै मानिसहस् आए। मानिसहस्ले भने, “यहन्नाले कहिल्यै चमत्कार देखाएनन्। तर यहन्नाले जुन मानिसको विषयमा जो सबै भन्नुभयो त्यो साँचो थियो।”
 42 अनि त्यहाँ धेरै मानिसहस्ले येश्मा विश्वास गरे।

11

लाजरसको मृत्यु

- 1 त्यहाँ लाजरस नाउँ गरेका एकजना मानिस थिए जो बिमार थिए। उनी बेथानी भन्ने शहरमा बस्थे। यो त्यो शहर थियो जहाँ मरियम र उनको बहिनी मार्था बस्थे।
 2 मरियम त्यही नारी थिईन् जसले प्रभुलाई अन्तर लगाई दिएकी थी र आफ्ना कपालले उहाँको खुट्टा पुछेकी थिई। लाजरस मरियमको भाइ हुन्। जो हालमा बिमार थिए।
 3 मरियम र मार्थले येश्कहाँ समाचार पठाए, “हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।”
 4 जब येश्ले त्यस्तो सुन्नुभयो, उहाँले भन्नुभयो, “यो बिमारले उसलाई मृत्यु गराउनेछैन। तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घटना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ।”
 5 येश्ले मरियम, मार्था र लाजरसलाई प्रेम गर्नु भयो।
 6 जब येश्ले लाजरसको बिमारीको विषयमा सुन्नु भयो, उहाँ जहाँ हुनुभयो त्यहाँ अझ दूई दिन सम्म बसु भयो।
 7 तब येश्ले उहाँका चेलाहस्लाई भन्नुभयो, “हामी यहदिया जानु पर्छ।”
 8 चेलाहस्ले उत्तर दिए, “तर गुरुज्यू यहदियामा यहदीहस् तपाईंलाई ढुंगाले हिकोउन चाहन्छन्। जो केही अघि भएको थियो। तपाईं त्यहाँ किन जानु चाहनु हुन्छ?”
 9 येश्ले उत्तर दिनुभयो, “दिनमा बाह्यघण्टा प्रकाश रहन्छ होइन? यदि कुनै मानिस दिनको समयमा हिडछ भने ऊ ठोक्किने छैन र लड्ने छैन। किन? किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ।
 10 तर जो मान्छे राती हिडछ ऊ ठोक्किन्छ। किन? किनभने देख्नको लागि उसकोमा कुनै ज्योति हुँदैन।”
 11 येश्ले ती कुराहस् भनिसके पछि, उहाँले भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतिरहेछन्। तर म त्यहाँ उसलाई उठाउँ जानेछु।”
 12 चेलाहस्ले उत्तर दिए, “हे प्रभु यदि ऊ सुतेको हो भने, ऊ निको हुनेछ।”
 13 येश्को मतलब थियो लाजरस मरिसकेको थियो भनेर। तर चेलाहस्ले भुझे कि उहाँले भन्नु भएको अर्थ उनी स्वाभाविक निद्रामा थिए।
 14 त्यसपछि येश्ले स्पष्ट प्रकारले भन्नु भयो, “लाजरस मरिसक्यो।

* 10:22: समर्पणको चाड यहदीहस्ले पौष महिनाको एउटा हसामा मनाउने उत्सव।

✧ 10:34: भजनसंग्रह 82:6 बाट उद्धृत गरिएको।

- 15 अनि म खुशी छु कि म त्यहाँ थिइँ। म तिमीहरूको लागि खुशी छु किनभने तिमीहरूले ममा विश्वास राखेछौं अब हामी उनीकहाँ जाँऊ।”
16 तब थोमाले (जसलाई “दिदिमस” भनिन्थ्यो) अन्य चेलाहरूलाई भने, “हामी पनि जानेछौं अनि येशूसो यहूदियामा मर्नेछौं।”

बेथानिमा येशू

- 17 येशू बेथानीमा आइपुगु भयो। त्यहाँ येशूले लाजरस पहिल्यै मरिसकेको र चार दिन देखि चिहानामा परेको चाल पाउनु भयो।
18 बेथानी यरूशलेमको नजीक प्रायः तीन किलोमीटर टाढामा थियो।
19 धेरै यहूदीहरू मार्या र मरियम कहाँ आएका थिए। यहूदीहरू उनीहरूलाई भाइ लाजरसको मृत्युमा सान्तवना दिनलाई आएका थिए।
20 मार्याले सुनी कि येशू तिनीहरूलाई भेट्न आई रहनु भएकोछ। तिनी येशूलाई अभिनन्दन गर्नु गइन्। तर मरियम चाँहि घरमा नै बसी।
21 मार्याले येशूलाई भनी, “प्रभु, यदि तपाईं यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।
22 तर अहिले पनि म जान्दछु कि तपाईंले परमेश्वरसंग जे मागे पनि उहाँले तपाईंलाई दिनु हुनेछ।”
23 येशूले भन्नुभयो, “तिम्रो भाइ जीउंदो हुनेछ।”
24 मार्याले उत्तर दिइन्, “म जान्दछु कि ऊ फेरि जामे छ र जीउंदो हुनेछ जब मानिसहरू अन्तिम दिनमा पुनरुत्थान हुनेछन्।”
25 येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हूँ। जुन मानिसले ममा विश्वास गर्दछ ऊ मेरे पनि उसले जीवन पाउने छ।
26 अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ उ वास्तवमा कहिल्यै मर्ने छैन। मार्या, तिमी यसमा विश्वास गर्छ्यौं?”
27 मार्याले उत्तर दिई, “हो, प्रभु म विश्वास गर्छु तपाईं नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईं मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो।”

येशू स्नु हुन्छ

- 28 मार्याले त्यसो भनी सके पछि उनी आफ्नो बहिनीकहाँ गईन् अनि गुमरूपमा मार्याले मरियमलाई भनी, “गुरूज्यू यहाँ हुनुहुन्छ। उहाँले तिमीलाई सोधी रहनुभएकोछ।”
29 जब मरियमले त्यस्तो सुनी, तिनी जुरूक्क उठिन् र येशूकहाँ गईन्।
30 येशू गाँउ भित्र आइसक्नु भएको थिएन। उहाँ अझ सम्म त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्यासंग भेट भएको थियो।
31 यहूदीहरू मरियमसंग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानामा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ स्न गरेकी हुन्। तिनीहरूले उनलाई पछ्याए।
32 मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुन्थ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।”
33 येशूले मरियमलाई रोपकी देख्न भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्न भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो।
34 येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौं।”
तिनीहरूले भने, “प्रभु, आउनु होस् अनि हेर्नुहोस्।”
35 येशू स्नुभयो।
36 अनि यहूदीहरूले भने, “हेर! येशूले लाजरसलाई खुबै माया गर्नु हुन्थ्यो।”
37 तर कोही यहूदीहरूले भने, “येशूले अन्धा मान्छेको आँखा निको पारिदिनु भयो। के उहाँले उसलाई बचाउन केही गर्न सक्नु हुने थिएन उसलाई मर्नुबाट रोक्न हुने थिएन?”

येशूले लाजरसलाई फेरि जीउंदो पार्नुहुन्छ

- 38 येशू फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो। येशू चिहानामा जानु भयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो ढुङ्गाले ढाकिएको थियो।
39 येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ।”
मार्याले भनिन्, “तर प्रभु लाजरस मेरो चार दिन भइसक्यो तपाईंलाई नराप्नो गन्ध आउनेछ।” मार्या लाजरसको बहिनी थी।
40 तब येशूले मार्यालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयो भने परमेश्वरको महिमा देखेछौं?”
41 तब तिनीहरूले प्रवेशद्वारको ढुङ्गा हटाई दिए। तब येशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सन्तु भएकोमा म धन्यवाद प्रकट गर्छु।
42 म जान्दछु कि तपाईंले सधैं मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भने किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाई पठाउनु भएको हो।”
43 येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ।”
44 मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लगाका टुक्राहरूले बेहिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो। येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”

यहूदी अगुवाहरूले येशूलाई मार्ने योजना गरे

(मत्ती 26:1-5; मर्कुस 14:1-2; लुका 22:1-2)

- 45 मरियमलाई हेर्ने भनी त्यहाँ धेरै यहूदीहरू आए। तिनीहरूले येशूले गर्नु भएका अचम्मको काम देखे। अनि ती मध्ये धेरै यहूदीहरूले येशूमा विश्वास गरे।
46 तर कोही यहूदीहरू फरिसीहरू भएकाहाँ गए। येशूले गर्नुभएको कुरा फरिसीहरूलाई बताइदिए।
47 तब मुख्य पूजाहारीहरू र फरिसीहरूले यहूदी परिषद्को सभा डाके। तिनीहरूले भने, “हामीले के गर्नु पर्ने? यो मानिसले धेरै चमत्कारहरू गरिरहेछ।
48 यदि हामीले उनलाई त्यस्तो गर्न दिइन्छौं भने सबै मानिसहरूले ऊमाथि विश्वास गर्नेछन्। तब रोमीहरू आउनेछन् र हाम्रा मन्दिर अनि जाति लानेछन्।”
49 तिनीहरूमध्ये कयाफा भन्ने एकजना मानिस थिए। उनी त्यस वर्षको प्रधान पूजाहारी थिए। कयाफाले भने, “तिमीहरू केही पनि जान्दैनौ।
50 सम्पूर्ण जाति ध्वंस हुनु भन्दा मानिसहरूका निम्ति एक जना मर्नु उत्तम हो। तर तिमीहरू यो बुझ्दैनौ।”
51 कयाफाले जे भने त्यो तिनले आफ्नै भनेनन्। त्यस वर्षको उनी प्रधान पूजाहारी थिए। यसर्थ ऊ वास्तवमा आगमवाणी गर्दै थिए कि येशू यहूदी मानिसहरूका निम्ति मर्नु हुनेछ।

- 52 तर, येशू यहदी मानिसहरूका निम्ति मर्नेछन्। तर येशू उहाँ ती छिरिएकाहरूलाई एक बनाउनका लागि मर्नुहुनेछ।
- 53 त्यस दिन यहदी अगुवाहरूले येशूलाई मार्ने योजना शुरू गरेका थिए।
- 54 यसैले खुल्ला भएर येशू यहदीहरूका माझमा हिँड्न बन्द गर्नुभयो। येशू यरूशलेम छोडेर मरुभूमि छेउकै स्थानमा जानु भयो। उहाँ इफ्राइम भन्ने शहरमा जानु भयो। येशू आफ्ना चेलाहरूसँग त्यहाँ बस्नु भयो।
- 55 त्यसबेला यहदीहरूको निस्तार चाडको समय नजीक आइरहेको थियो। धेरै मानिसहरू यो चाड अगाडि नै यरूशलेम तर्फ लागे। तिनीहरू केही विशेष चीज बनाउन गए आफैलाई शूद्र पार्नलाई।
- 56 मानिसहरूले येशूलाई खोजे। तिनीहरू मन्दिरको क्षेत्रमा उभिए अनि परस्परमा सोधपुछ गरे, “तिमीहरू के भन्छौ? के उहाँ निस्तार चाडमा आउनु हुने छैन?”
- 57 तर येशूको विषयमा मुख्य पुरोहिताहरू र फरिसीहरूले विशेष आज्ञा दिएका थिए। तिनीहरूले भने कि यदि कसैले येशू कहाँ थियो भनेर थाहा पायो भने त्यस मानिसले तिनीहरूलाई भन्ने पछि, ताकि तिनीहरूले पक्रन सकुन।

12

येशू आफ्ना मित्रहरूसँग बेथानीमा
(मत्ती 26:6-13; मार्कुस 14:3-9)

- 1 निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथानी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्।
- 2 बेथानीमा तिनीहरूले येशूको निम्ति रात्री-भोजको व्यवस्था गरेका थिए। मार्थाले भोजन बाँड्ने काम गरी। लाजरस येशूसँग बसेर खानेहरू मध्ये एकजना थिए।
- 3 मरियमले शूद्र जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।
- 4 यहदा इस्करयोती त्यहाँ थिए। यहदा येशूका चेलाहरूमा एक थिए। (ऊ मात्र एक थियो जो पछि येशूका विरोधी भए। यहदाले मरियमले त्यसो गरेको मन पराएन।)
- 5 उसले भन्यो, “त्यो सुगन्धको मूल्य तीनसय चाँदीका सिक्का पछि। यो बेचन सकिन्थ्यो अनि वट्टामा पैसा गरीबहरूलाई दिनु पर्थ्यो।”
- 6 यहदा आफै गरीबहरूसँग सम्बन्धित थिएन। यहदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला-बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।
- 7 तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ।
- 8 गरीब मानिसहरू सधैं तिमीसँग हुनेछन्। तर म तिमीहरूसँग सधैं बस्ने छैन।”

लाजरस विष्टु षडयन्त्र

- 9 येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट बचाउनु भएको थियो।
- 10 यसैले मुख्य पुरोहिताहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे।
- 11 लाजरसले गर्दा, धेरै यहदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए।

येशू राजा झै यरूशलेमा प्रवेश गर्नु भएको
(मत्ती 21:1-11; मार्कुस 11:1-11; लूका 19:28-40)

- 12 अर्को दिन येशू यरूशलेमतिर आइरहनु भएकोछ भनेर त्यकहाँका मानिसहरूले सुने। तिनीहरूमा धेरै जसो यहदीहरूको निस्तार चाडमा आउनेहरू थिए।
- 13 मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए,

“ उहाँको प्रशंसा गर!”

‘स्वागत गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून् जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’

भजनसंग्रह 118:25-26

परमेश्वरले इस्त्राएलका राजालाई आशीष दिनुहुन्छ!”

- 14 येशूले एउटा गधा पाउनु भयो र त्यसमा चढनु भयो। यो धर्मशास्त्रमा भने जस्तै भयो,

15 “हे सियोन शहर* नडराऊ!

हेर! तिम्रो राजा आइरहेछ।

उनी गधाको बछेडामाथि चढेर आइरहेका छन्।”

जकरिया 9:9

- 16 येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरुत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए।

17 जब येशूले लाजरसलाई चिहानबाट जगाउनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसबेला त्यहाँ धेरै मानिसहरू येशूसँग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले।

18 धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो।

19 यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौं। व्यर्थमा सबै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”

* 12:15: सियोन शहर सियोनका मानिसहरू, यसको शान्दिक अर्थ हुन्छ, “सियोनको छोरी” अथवा यरूशलेम। “सियोन” शब्दावली हेर्नुहोस्।

येशूले जीवन र मृत्यु विषय भन्नुहुन्छ

- 20 तिमीहरूमा कोही मानिसहरू ग्रीकका पनि थिए। तिनीहरू कोही ती मानिसहरू थिए जो यरूशलेममा निस्तार चाडमा आएका थिए।
 21 ती ग्रीकका मानिसहरू फिलिपकहाँ गए। फिलिप गालीलामा बेत्सेदाबासी थिए। ग्रीक मानिसहरूले भने, “महोदय, हामी येशूलाई हेर्न चाहन्छौं।”
 22 फिलिप गएर आन्ड्रियासलाई भने। अनि फिलिप र आन्ड्रियास गएर येशूलाई भने।
 23 येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्न बेला आइपुग्यो।
 24 म तिमीहरूलाई साँचो भन्दछु। गहुँको दाना भईमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मेरेन भने यो सधैं खालि एउटै बीऊ मात्र रहन्छ।
 25 जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ।
 26 जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसंग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छ।

येशूले आफ्नै मृत्युको विषयमा भन्नु हुन्छ

- 27 “अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्?’ होइन, यस्तो बेलामा म आउनको कारण नै दुःख पाउनुका निम्ति हो।
 28 हे पिता, तपाईंको नामको महिमा प्रदान गराउनु होस्।”
 तब स्वर्गबाट एउटा आवाज आयो, “मैले त्यो नाउँमा महिमा ल्याएकोछु। अनि म फेरि महिमा ल्याउनेछु।”
 29 उभिरहेका मानिसहरूको भीडले त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ, गर्जन भने।
 तर अरू मानिसहरूले भने, “स्वर्गदूत उहाँसँग बोले!”
 30 येशूले मानिसहरूलाई भन्नुभयो, “त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन।
 31 अब संसार (दुष्ट) को न्याय गर्न बेला आयो। अब यस संसारको शासक फर्चाकिनेछ।
 32 म पृथ्वीबाट उचालिनेछु। अनि जब यस्तो हुँदछ, म सबै मानिसहरूलाई मकहाँ ल्याउनेछु।”
 33 उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो।
 34 मानिसहरूले भने, “तर हात्पा व्यवस्थाले भन्छ ख्रीष्ट अनन्त बाँच्नेछ यसर्थ तपाईं कसरी भन्नुहुन्छ, मानिसको पुत्र उचालिनु पर्छ? यो ‘मानिसको पुत्र’ भनेको को हो?”
 35 तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति बेला सम्म उज्यालो छ त्यति बेला सम्म हिडडुल गर ताकि अंधारोले तिमीहरूलाई समात्रे छैन। जो मानिस अन्धकारमा हिडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन।
 36 यसर्थ ज्योति जब सम्म तिमीहरूसँग रहन्छ त्यसमा विश्वास राख। तब तिमीहरू ज्योतिको सन्तानहरू हुनेछौं।” यति भनिसकेर येशू जानुभयो। येशू त्यस्तो जगामा जानु भयो जहाँ कसैले उहाँलाई भेट्न सक्तैन।

यह्दीहरूले येशूमा विश्वास गरेनन्

- 37 येशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्।
 38 अगमवन्ता यशैयाको वचन पूरा होस् भनी यो भयो:

“हे प्रमप्रभु, हामीले भनेका कुराहरूमा कसले विश्वास गर्यो?
 प्रमप्रभुको शक्ति कसले देख्यो?”

यशैया 53:1

39 यसकारण मानिसहरूले विश्वास गरेनन्। किनभने यशैयाले यो पनि भने,

40 “परमेश्वरले मानिसलाई अन्धा बनाइदिनु भयो।

परमेश्वरले उनीहरूका हृदय कठोर पारिदिनु भयो।

परमेश्वरले यसो गर्नुको कारण तिनीहरूले आफ्नै आँखले नदेखोस् भनेर तिनीहरूले हृदयले बुझ्न नसकोस् भनेर,
 नत्रता तिनीहरू मकहाँ निको हुन फर्कनेछन्।”

यशैया 9:10

41 यशैयाले यसो भनेको कारण उनले उहाँको महिमा देखेका थिए। अनि उहाँको विषयमा भने।

42 तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यह्दी अगुवाहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लाम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो।

43 ती मानिसहरू परमेश्वरबाट धेरै प्रशंसा गरिनु भन्दा मानिसहरूबाटै प्रशंसा गरिएको मन पराउँथे।

येशूको उपदेशले मानिसहरूलाई न्याय गर्नछ

44 तब येशूले जोडले काराएर भन्नुभयो, “जसले मलाई विश्वास गर्दछ उसले मलाई मात्र विश्वास गर्दैन जसले मलाई पठाउनु भयो उहाँलाई पनि विश्वास गर्छ।

45 जसले मलाई देख्दछ उसले उहाँलाई देख्दछ जसले मलाई पठाउनु भयो।

46 म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्नु पर्दैन।

47 “म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएकोहुँ। म मानिसलाई न्याय गर्ने न्यायकर्ता हैन। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन।

48 जसले मलाई अस्वीकार गर्छ र मैले भनेका कुराहरू मान्दैन उसको लागि न्यायकर्ता छँदैछ। मैले जुन संदेश भने त्यसैले अन्तिम दिनमा त्यस मानिसको निम्ति न्याय गर्नेछ।

49 किन? किनभने जुन कुराहरू मैले बताएँ त्यो मेरो आफ्नै थिएन। पिता जसले मलाई फठाउनु भयो र के भन्नु र के शिक्षा दिनु भन्नु भयो त्यही गरे।

50 र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोल्दछु पिताले भन्नुभए अनुसार बोल्दछु।”

13

येश्ले आपना चेलाहरूको खुट्टा धुनुभयो

1 यो प्राय यहूदीहरूको निस्तर चाड आइसकेको बेला थियो। येश्ले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइएकोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइएकोछ। येश्ले सधैं तिमीहरूलाई प्रेम गर्नु भयो जो उहाँसंग त्यस संसारमा थिए। अब येश्ले तिमीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।

2 येश् र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येश्लेको विस्ड हुने कुरा अधिबाटै शैतानले प्रेरित गराएको थियो।

3 पिताले येश्ललाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येश्ले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमेश्वर तर्फ फर्किरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो।

4 जब तिमीहरूले खाई रहेका थिए, येश् उठ्नु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तैलिया लिएर आफ्नो कम्मरमा बेहन भयो।

5 तब येश्ले भाँडामा पानी खन्याउनु भयो। उहाँले तब चेलाहरू खुट्टा धुनु थाल्नु भयो। र आफ्ना कम्मरमा बेहेरेको तैलियाले उनीहरूका खुट्टा पछिदिनु भयो।

6 येश् शिमोन पत्रस कहाँ आउनु भयो। तर पत्रसले येश्ललाई भने, “प्रभु, मेरो खुट्टा धुनु पर्दैन।”

7 येश्ले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझ्ने छौ।”

8 पत्रसले भने, “अहं! तपाइले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।”

9 येश्ले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइर्ने भने, मसँग तिम्रो कुनै अंश रहने छैन।”

9 शिमोन पत्रसले भने, “प्रभु, मेरो खुट्टामात्र होइन, मेरो हात र टाउको पनि धोइदिनु होस्।”

10 येश्ले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।”

11 येश्ले उहाँको विस्ड को जाने छ चिन्नुहुन्थ्यो। त्यसकारणले येश्ले भन्नुभयो, “तिमीहरूमा सबै शुद्ध छैनौ।”

12 येश्ले तिमीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गर्ने?”

13 तिमीहरूले मलाई ‘गुरुज्य’ र ‘प्रभु’ भनेर बोलाउँछौ। अनि यो ठीक हो किनभने म त्यही हुँ।

14 तिमीहरूका प्रभु र गुरु हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ।

15 मैले तिमीहरूको अधि उदाहरणको लागि यो गरे। र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरे।

16 म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन।

17 यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गरयो भने सुखी हुनेछौ।

18 “मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छ: ‘जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।’

19 अब यसो हुन आगाडि नै म भनिरहेछु। जब यस्तो घट्नेछ तब म उही नै हुँ भनेर तिमीहरूले विश्वास गर्नेछौ।

20 यसर्थ म साँचो भन्छु। जसले मैले पठाएको मानिसलाई ग्रहण गर्दछ तब उसले मलाई पनि ग्रहण गर्दछ। र जसले मलाई ग्रहण गर्छ भने उसले मलाई जसले पठाउनु भयो उहाँलाई पनि ग्रहण गर्छ।”

येश्ले धोखा दिनेको विषयमा भन्नुहुन्छ

(मती 26:20-25; मर्कुस 14:17-21; लुका 22:21-23)

21 जब येश्ले यी कुराहरू भनी सक्नु भयो, येश् आत्मामा साह्रै विचलित हुनुभयो। उहाँले खल्लम-खल्ला भन्नुभयो, “म साँचो भन्छु कि तिमीहरू मध्ये एकजना मेरो विस्ड हुनेछौ।”

22 येश्लेका चेलाहरूले एक-अर्कालाई हेरे। तिनीहरूले बुझेनन् कि येश्ले कसको विषयमा भनिरहनु भएको थियो।

23 उहाँका चेलाहरू मध्ये एकजना उहाँकै छेउमा बसिरहेका थिए। तिनलाई येश्ले अत्यन्त प्रेम गर्नु हुन्थ्यो।

24 शिमोन पत्रसले त्यस चेलालाई इशारा गरेर सोध्नु लगाए कि उहाँले भन्नु भएको मानिस को होला।

25 त्यो चेला उहाँको छातीमा अडेस लाग्यो अनि सोध्यो, “प्रभु त्यो को होला जो तपाईंको विस्ड जानेछ?”

26 येश्ले जवाफ दिनुभयो, “म यो रोटी प्यालामा चोबनेछु र जसलाई म त्यो चोबेको रोटी दिन्छु ऊ नै मेरो विस्ड हुनेछ।” यसर्थ येश्ले रोटीको एक टुक्रा लिनु भयो। उहाँले त्यो चोबनु भयो र शिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो।

27 जब यहूदाले त्यो रोटीको टुक्रा लियो शैतान उसकोभित्र पर्यो, येश्ले यहूदालाई भन्नु भयो, “तिमीले जे गर्नु छ त्यो झट्टै गरिहाल।”

28 भोजनमा बसिरहेकाहरू कसैले येश्ले यहूदालाई त्यसो भन्नुभएको तात्पर्य बुझेनन्।

29 यहूदा मात्र एक त्यस्तो चरित्रको थियो जसले पैसाको थैली राख्दथ्यो। अरूहरूले के सोचे भने येश्ले यहूदालाई भोजको निम्ति आवश्यक चीजहरू किन्न पठाउनु भयो। अर्थात् यसो पनि अरूहरूले सम्झे कि येश्ले गरिबहरूका लागि केही किन्न यहूदालाई पठाउनु भयो।

30 यहूदाले येश्ले दिनुभएको त्यो रोटीको टुक्रा ग्रहण गर्यो र तुरुन्तै बाहिर निस्की हाल्यो। त्यसबेला रात परिसकेको थियो।

येश्ले आफ्नो मृत्यु विषय भन्नु हुन्छ

31 यहूदा जब गइसकेको थियो, तब येश्ले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ।

32 यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरुन्तै दिनुहुनेछ।”

33 येश्ले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसँग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्नेनौ।

34 “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु: एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ।

35 यदि तिमीहरूले आपसमा प्रेम गर्दौ भने यस तरिकाबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हो।”

येश्ले भन्नुहुन्छ कि पत्रसले उहाँलाई इनकार गर्नेछ

(मती 26:31-35; मर्कुस 14:27-31; लुका 22:31-34)

- 36 शिमोन पत्रुसले येशुलाई सोधे, “प्रभु, तपाईं कहाँ जानु हुँदैछ?”
 येशुले जवाफ दिनुभयो, “जहाँ म गइरहेछु त्यहाँ तिमी पछ्याउन सक्तैनौ अब। तर पछि मात्र पछ्याउनु सक्ने छौ।”
 37 पत्रुसले सोधे, “प्रभु, अहिले म तपाईंलाई किन पछ्याउन सक्तिन? म तपाईंका निम्ति मर्न तयार छु।”
 38 येशुले जवाफ दिनुभयो, “साँचि नै तिमी आफ्नो जीवन मेरा निम्ति त्याग्न सक्नेछौ? म साँचो भन्छु। भाले बासु अधि, तिमीले तिनपल्ट भन्नेछौ कि तिमीले मलाई चिन्दैनौ।”

14

- येशुले आफ्ना चेलाहरूलाई ढाढस दिनुहुन्छ
 1 येशुले भन्नुभयो, “आफ्ना हृदयलाई दुःखी हुन नदेऊ। परमेश्वरमा भरोसा गर। अनि ममा भरोसा गर।
 2 त्यहाँ मेरा पिताको घरमा धेरै कोठाहरू छन्। यदि यो सत्य नभएको भए म तिमीहरूलाई भन्ने थिउँँन। म त्यहाँ तिमीहरूको व्यवस्था मिलाउन गइरहेछु।
 3 म गए पछि तिमीहरूको लागि सबै व्यवस्था मिलाइसके पछि म फर्की आउनेछु। तब म तिमीहरूलाई त्यहाँ लानेछु। तब तिमीहरू म जहाँ छु त्यही हुनेछौ।
 4 म जुन ठाउँमा गइरहेछु तिमीहरू त्यो बाटो जान्दछौ।”
 5 थोमाले भने, “प्रभु, तपाईं कहाँ गइरहुनु भएको छ हामी जान्दैनौ। तब हामीले बाटो कसरी जान्ने?”
 6 येशुले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।
 7 यदि तिमीहरूले मलाई चिनेको भए तब मेरो पितालाई पनि चिन्ने थियौ। तर अब तिमीहरू पितालाई जान्नेछौ। तिमीहरूले उहाँलाई देखेकाछौ।”
 8 फिलिपले येशुलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनु होस। त्यही हामीलाई पर्याप्त हुनेछ।”
 9 येशुले जवाफ दिनु भयो, “फिलिप धेरै समयदेखि म तिमीहरूसँगै छु र पनि मलाई चिन्दिन भन्थौ? जसले मलाई देखेकोछ उसले मेरो पितालाई पनि देखेकोछ। यसर्थ तिमी कसरी भन्थौ, ‘हामीलाई पिता देखाउनु होस?’
 10 के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफै गर्नुहुन्छ।
 11 मैले पहिल्यै भनि सके कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर।
 12 “म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु।
 13 अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागि गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमबाट देखिनेछ।
 14 यदि तिमीहरूले मेरो नाममा केही माग्यो भने, म दिनेछु।

- पवित्र आत्माको प्रतिज्ञा
 15 “यदि तिमीहरूले मलाई प्रेम गर्थौ भने, तब तिमीहरूले मेरो आज्ञा पालन गर्नेछौ।
 16 म मेरो पितालाई मान्नेछु र उहाँले तिमीहरूलाई अर्को सहायक* दिनुहुनेछ। उहाँ तिमीहरूसँग सधैं रहने सहायक दिनुहुनेछ।
 17 सहायक सत्यको आत्मा* हो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन। तर तिमीहरू उहाँलाई जान्दछौ। उहाँ तिमीहरूसँग बाँच्नु हुन्छ र उहाँ तिमीहरूभित्र नै हुनु हुनेछ।
 18 “म तिमीहरूलाई आफ्ना आमा-बाबुले अनाथहरू छोडे जस्तो एकलै छाड्नेछैन। म तिमीहरूसँग फर्की आउने छु।
 19 केही समय पछि बाटो मलाई संसारमा मान्छेहरूले फेरि देख्नेछैन। तर तिमीहरूले मलाई देख्नेछौ। तिमीहरू बाँच्नेछौ किनभने म बाँच्छु।
 20 त्यस दिनमा तिमीहरूले जान्नेछौ कि म पितामा छु। पिताहरूले जान्नेछौ कि तिमीहरू ममा र म तिमीहरूमा हुनेछु।
 21 यदि कसैले मेरो आज्ञाहरू गृहण गर्छ र यसलाई पालन गर्दछ, त्यस मानिसले मलाई प्रेम गर्दछ। अनि मेरा पिताले तिनलाई प्रेम गर्दछ। जसले मलाई प्रेम गर्दछ। अनि म त्यस मानिसलाई प्रेम गर्छु। म उमाथि प्रकट हुनेछु।”
 22 तब यहूदाले (इस्करियोत यहूदा होइन) भन्थ्यो, “तर प्रभु किन तपाईंले आफूलाई हामी समक्ष प्रकट गर्नुहुन्छ र संसार समक्ष किन गर्नुहुन्छ?”
 23 येशुले भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, उसले मेरो शिक्षा पालन गर्दछ। अनि मेरो पिताले पनि तिनलाई प्रेम गर्नुहुन्छ। म र मेरा पिता तिनीकहाँ आउनेछौ र तिनीसँगै बस्नेछौ।
 24 तर जसले मलाई प्रेम गर्दैन उसले मेरो शिक्षाहरू पालन गर्दैन। यो शिक्षाहरू जुन तिमीले सुन्दैछौ वास्तवमा मेरो होइन। यो पिताबाट आएको हो जसले मलाई पठाउनु भयो।
 25 “मैले यी सबै कुराहरू भनिसकेकोछु तिमीहरूसँग रहँदा नै।
 26 तर सहायकले सबै कुराहरूको शिक्षा दिनेछन्। सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ। त्यो सहायक नै पवित्र आत्मा हो जसलाई पिताले मेरो नाममा पठाउनु हुनेछ।
 27 “म तिमीहरूलाई मेरो शान्ति छोड्दछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिँदछु। म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति होइन जुन संसारले दिन्छ। यसकारण तिमीहरूको हृदय विचलित नहोस अनि कुनै विषयमा पनि नडराऊ।
 28 म गइरहेछु भनेको तिमीले सुन्थौ, तर फेरि तिमीहरूकहाँ आउनेछु। यदि तिमीहरूले मलाई प्रेम गरेको भए तिमीहरू खुशी हुने थियौ कि म पिताकहाँ गइरहेछु। किन? किनभने पिता म भन्दा महान हुनुहुन्छ।
 29 यो हुनु भन्दा पहिल्यै मैले यो कुरा भनिसकेकोछु। जब यी सबै हुनेछ अनि तिमीहरूले विश्वास गर्नेछौ।
 30 “तिमीहरूसँग कुरा गर्ने समय छैन। यो संसारको शासक आइरहेछ। तर ममाथि उसको अधिकार चल्दैन।
 31 तर संसारले जान्ने पर्छ कि मैले मेरा पितालाई प्रेम गर्छु। यसैले म त्यही जस्ताको तस्तै गर्दछु, जुन उहाँले मलाई गर्नु भन्नु भयो।
 “आऊ अब, हामी यस ठाउँलाई छोडी जाऊँ।”

* 14:16: सहायक अथवा, “अभारामदायक,” पवित्र आत्मा। पद 26 मापनि हेर्नुहोस साथै “पवित्र आत्मा” शब्दावली हेर्नुहोस। † 14:17: सत्यको आत्मा पवित्र आत्मा। (हेर्नुहोस “पवित्र आत्मा” शब्दावली) परमेश्वरको सत्य येशुका चेलाहरूलाई बुझाउनु नै उहाँको कार्य हो। यहना 16:13 पनि हेर्नुहोस।

15

येश्ले दाखको बोट

- 1 येश्ले भन्नुभयो, “म सौँचो दाखको बोट हूँ, मेरो पिता माली हुनुहुन्छ।
- 2 म मेरो प्रत्येक हाँगामा फल फल्दैन त्यो उहाँले काटिनादिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगामा छौंसु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोसु; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ।
- 3 मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिल्यै शूद्र भइसकेकाछौ।
- 4 मभिन्न बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिँदैन। त्यो मूल बोटमा अतर्निहित भएको हुनै पर्छ। तिमीहरूसँग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्नेनौ। तिमीहरू ममा हुनु पर्छ।
- 5 “म दाखको बोट हूँ र तिमीहरू त्यसका हाँगामा हुनु। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ। किनभने म बिना तिमीले केही गर्न सक्नेनौ।
- 6 यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगामा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगामा मर्दछ। मानिसहरूले त्यस्तो मेरो हाँगामा टिपेर आगोमा हालिदिन्छन् र तिमीहरू जल्छन्।
- 7 यदि तिमीहरू ममा रह्यो र मेरो वचनहरू तिमीहरूमा रह्यो भने तब तिमी जे पनि चाहन्छौ माग अनि त्यो तिमीलाई दिइनेछ।
- 8 तिमीले अधिक फलहरू फलाऊ र सिद्ध गर कि तिमीहरू मेरा चेलाहरू हो। यसले मेरो पितालाई महिमा दिँदछ।
- 9 “म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहौ।
- 10 मैले मेरा पिताको आज्ञा पालन गरे र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गर्यो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ।
- 11 मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसँग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्न चाहन्छु।
- 12 यसैकारणले म तिमीहरूलाई आज्ञा गर्दछु: एकअर्कामा प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरे।
- 13 महान प्रेम त्यस मानिसले देखाउन सक्छ जसले आफ्नो मित्रको लागि आफ्नो जीवन बलिदान दिनसक्छ।
- 14 तिमीहरू मेरा मित्र हो यदि तिमीहरूले मेरो आज्ञा अनुसार काम गर्यो भने।
- 15 म तिमीहरूलाई नोकरहरू भनेर डाक्ने छैन। एक नोकरले उसको मालिकले के गर्छ भनेर केही पनि जान्दैन अब म तिमीहरूलाई मित्र भनेर बोलाउँछु किनभने मेरा पिताले मलाई जे-जे भन्नुभयो ती सबै तिमीहरूलाई भनिसकेकोछु।
- 16 “तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछु: जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिस्केको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनहुनेछ।
- 17 यही मेरो आज्ञा हो: एकाअर्कालाई प्रेम गर।

येश्ले आफ्ना चेलाहरूलाई सावधान गर्नुहुन्छ

- 18 “यदि यो संसारले तिमीहरूलाई घृणा गर्छ भने याद गर कि संसारले मलाई प्रथम घृणा गर्यो भनेर।
- 19 यदि तिमीहरू संसारकै थियौ भने तिमीहरूलाई उसकै आफ्नै मानिसहरू सरह प्रेम गर्ने नै छ। तर मैले तिमीहरूलाई संसारबाट छाने। यसैले तिमीहरू संसारमा सम्बन्धित छैनौ। यसैकारणले संसारले तिमीहरूलाई घृणा गर्दछ।
- 20 “मैले तिमीहरूलाई भनेका कुराहरू सम्झ: एक नोकर उसको मालिक भन्दा श्रेष्ठ हुँदैन। यदि मानिसहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनु यही मानिसहरूले मेरो शिक्षा पालन गरे भने तिमीहरूले तिमीहरूको आज्ञा पालन गर्नेछन्।
- 21 मानिसहरूले यी सबै कुराहरू मेरो कारणले गर्दा तिमीहरूलाई गर्नेछन्। उहाँलाई तिमीहरूले चिन्दैन जसले मलाई पठाउनु भयो।
- 22 यदि म नआएको भए र संसारका मानिसहरूलाई नबताएको भए तब तिमीहरू पापका-दोषी हुने थिएन। तर अब मैले तिमीहरूलाई जनाएँ र अब तिमीहरू पापबाट माफी हुने छैन।
- 23 “जसले मलाई घृणा गर्दछ, उसले मेरो पितालाई पनि घृणा गर्दछ।
- 24 मैले ती मानिसहरू मात्र जस्तो कुराहरू गरे अन्य कुनै मानिसले कहिल्यै गरेन। यदि मैले त्यस्तो कुराहरू नगरेको भए, तिमीहरू पापको-दोषी हुने नै थिएन। तर मैले जे-जे गरे ती सबै तिमीहरूले देखी सकेका छन्। तथापि तिमीहरूले मलाई र मेरा पितालाई घृणा गर्छन्।
- 25 तर यस्तो भयो किनकि उनीहरूको व्यवस्थामा लेखिएको कुरा सत्य हुने भयो: यस्तो लेखिएको छ ‘कुनै कारण बिना नै तिमीहरूले मलाई घृणा गरे।’
- 26 “म तिमीहरूलाई पिताबाट सहायक पठाइदिनेछु। सहायक सत्यको आत्मा हो जो पिताबाट आउँदछ। जब उनी आउँछन्, उसले मेरो विषयमा बताउनेछन्।
- 27 अनि तिमीहरूले मेरो विषयमा मानिसहरूलाई भन किनभने तिमीहरू शूद्रैछिने मसँग छौ।

16

- 1 “मैले यी कुराहरू तिमीहरूलाई भने ताकि तिमीहरूले आफ्नो विश्वास हराउने छौनौ।
 - 2 तिमीहरूले तिमीहरूलाई सभा घरहरूबाट बाहिर निकालिदिने छन्। समय आउँदछ ताकि मानिसहरूले तिमीहरूलाई मारेर परमेश्वरको सेवा गर्दछौ भन्ने सोच्नेछन्।
 - 3 मानिसहरूले यी सबै कुराहरू गर्नेछन् कारण न त तिमीहरूले पितालाई चिनेका छन् न त मलाई नै चिन्दछन्।
 - 4 यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझेछौ।
- पवित्र-आत्माका काम
- “मैले यी कुराहरू तिमीहरूलाई शुरूमा भनिर, किनभने म त्यस बेला तिमीहरूसँगै थिएँ।
 - 5 अब म उहाँकैमा गइरहेकोछु जसले मलाई पठाउनुभयो। तर तिमीहरू कसैपनि मलाई सोधेनौ, ‘तपाईं कहाँ गइरहुनु भएको छ?’
 - 6 तिमीहरूका हृदय उदासिनताले भरिएको छ किनभने मैले तिमीहरूलाई ती कुराहरू भने।
 - 7 तर म तिमीहरूलाई सौँचो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किन? किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइनु भने, सहायक तिमीहरूकहाँ आउने छैन।
 - 8 “जब सहायक आउँछन्, उहाँले संसारलाई यी विषयहरूमा प्रमाण दिनु हुनेछ: पापको विषय, धार्मिकताको विषय र न्यायको विषयमा।
 - 9 सहायकले मानिसहरूको जीवनामा पाप छ भनेर प्रमाण गर्नेछन् किनभने तिमीहरूले ममा विश्वास गर्दैनन्।

- 10 उसले मेरो धार्मिकताको प्रमाण तिनीहरूलाई गराउनेछन्, किनभने म पिताकहाँ नै गई रहेछु। तब तिमीहरूले मलाई फेरि देखेछैनौ।
- 11 अनि सहायकले न्यायको विषयमा सत्य कुराको प्रमाण संसारलाई गराउने छ, किनभने यस संसारको शासकलाई पहिल्यै नै जाँची सकेकोछ।
- 12 “मलाई अझ तिमीहरूसँग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न सार्नेछौ।
- 13 तर जब सत्यको आत्मा आउँदछ, उहाँले भविष्यका कुराहरू घोषणा गर्नु हुनेछ। उहाँले आफ्नो कुराहरू भन्नु हुनेछैन उहाँले जे सुन्नु हुन्छ त्यही बताउनु हुन्छ।
- 14 सत्यको आत्माले मकहाँ महिमा ल्याउनु हुनेछ। कसरी? उसले मबाट कुराहरू पाउने छन् र तिमीहरूलाई ती सबैकुरा व्याख्या गर्नेछन्। सबै कुराहरू जो पितासँग छन् ती सबै मेरा हुन्।
- 15 त्यसैकारणले म भन्दैछु त्यस आत्माले जे कुराहरू मबाट पाउने छन् र ती सबै तिमीहरूलाई घोषणा गर्नेछन्।
- शोक खुरीयालीमा परिवर्तन
- 16 “केही बेरपछि तिमीहरूले मलाई देखेछैनौ। अनि अर्को केही बेर पछि मलाई फेरि तिमीहरूले देखेछौ।”
- 17 कोही चेलाहरूले आपसमा भने, “येशूले जब त्यसो भन्नु हुन्छ त्यसको मतलब के हो? ‘केही बेरपछि तिमीहरूले मलाई देखेछैनौ अनि तब केही बेरपछि मलाई फेरि देखेछौ?’ त्यसो जब भन्नुहुन्छ, ‘म पिताकहाँ जाँदैछु।’ त्यसको अर्थ के हो?”
- 18 चेलाहरूले सोधे, “ ‘केही बेरपछि’ भन्नुको तात्पर्य के हो? उहाँले के भनिरहुनु भएको छ हामीले केही बुझेनौ।”
- 19 येशूले जान्नु भयो कि चेलाहरूले त्यस विषयमा उहाँलाई सोध्न चाहन्छन्। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू आपसमा सोधिरहेछौ मेरो भन्नुको तात्पर्य जब मैले भने, केही बेरपछि तिमीहरूले मलाई देखे छैनौ। तिमीहरूले यो जान्नुलाई आपसमा बहस गरेकाछौ। त्यसपछि फेरि अर्को केही बेरपछि देखेछौ?”
- 20 म तिमीहरूलाई साँचो भन्छु। तिमीहरू रुनेछौ र दुःखी हुनेछौ तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौ तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।
- 21 “जब एक नारीले बालकलाई जन्म दिने समय हुन्छ, उसलाई पीडा हुँदछ, किनभने उसले जन्माउने समय आएको हुँदछ। तर जब बालक जन्मिसक्यदछ, उनले अधिका पीडाहरू भुल्छन्, किनभने उनले बालक संसारमा जन्मिएको खुरीमा अधिका पीडाहरू त्यसै भुल्दछिन्।
- 22 तिमीहरूसँग पनि ठीक त्यस्तै हुनेछ। अहिले तिमीहरू दुःखीछौ। तर म तिमीहरूलाई फेरि देखेछु र तिमीहरू खुरी हुनेछौ। अनि कसैले पनि तिमीहरूको खुरी खोसेर लानेछैन।
- 23 त्यस दिन तिमीहरूले मलाई केही पनि सोध्ने छैनौ। म तिमीहरूलाई साँचो भन्छु। मेरो नाममा जे मागे पनि मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ।
- 24 तिमीहरूले अझ सम्म मेरो नाममा केही पनि मागेकै छैनौ। माग अनि तिमीहरूले पाउनेछौ। अनि तिमीहरूको आनन्द पूर्ण हुनेछ।

संसार माथि विजय

- 25 “यी कुराहरू मैले तिमीहरूलाई अर्थ लुकाएर भनिसकेकोछु। तर समय आउँदछ म तिमीहरूसँग खुल्ला पारेर यी कुराहरू भन्नेछु। मेरा पिताको विषयमा म तिमीहरूलाई सरल भाषामा भन्नेछु।
- 26 त्यस समय मेरो नाममा मेरा पितालाई बिन्ती गर्नेछौ। तर मैले भनिरहेकोछैन कि तिमीहरूको निम्ति म मेरा पितालाई भन्नेछु।
- 27 किनभने पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनभने तिमीहरूले मलाई प्रेम गरेकाछौ। त्यसकारणले तिमीहरूले विश्वास गर्छौ कि म परमेश्वरबाट आएको हुँ।
- 28 म पिताबाट संसारमा आएँ। अब म यो संसार छोडेर पिता कहाँ फर्केर जाँदैछु।”
- 29 तब येशूका चेलाहरूले भने, “तपाईंले अहिले हामीलाई खुलस्त भन्नुभयो। त्यस्तो बुझ्ने नसकेर अन्टेरो नबनाई तपाईंले भन्नु भएन।
- 30 हामीले अब बुझ्न सक्छौ कि तपाईंले प्रत्येक कुरा जान्नु हुन्छ। तपाईंले सोध्नु अगाडि नै कुनै पनि मानिसको उत्तर दिनु सक्नुहुन्छ। यही कारणले हामीलाई विश्वास दिलाउनुछ कि तपाईं परमेश्वरबाट आउनु भएको हो।”
- 31 येशूले भन्नुभयो, “यसर्थ: अब तिमीहरूले विश्वास गर्नु?”
- 32 ध्यानले सुन, तिमीहरू छरिएर बसेर समय आइरहेछ। तिमीहरू प्रत्येक आफ्नै घरमा छरिएर हुनेछौ। त्यो समय अब आएको छ। तिमीहरूले मलाई छाड्नेछौ। म एकलो रहनेछु। तर म वास्तवमा एक्लो रहनेछैन किनभने पिता मसँग रहनु हुनेछ।
- 33 “मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बना। मैले संसारलाई पराजित गरेको छु।”

17

आफ्ना चेलाहरूका लागि येशू प्रार्थना गर्नुहुन्छ

- 1 यति कुराहरू भनिसके पछि येशूले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, “पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्।
- 2 तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ।
- 3 यो अनन्त जीवन हो: मानिसहरूले तपाईंलाई मात्र साँचो परमेश्वर भनेर चिनुन र येशू ख्रीष्टलाई चिनुन जसलाई तपाईंले पठाउनु भयो।
- 4 जुन काम तपाईंले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूर्ण गरे। पृथ्वीमा तपाईंको महिमा ल्याएँ।
- 5 अनि अब पिता, मलाई महिमा प्रदान गर्नुहोस् तपाईंसँग। मलाई त्यो महिमा दिनु होस् तपाईंको जो मसँग संसार बनिनु पहिल्यै थियो।
- 6 “तपाईंले मलाई केही मानिसहरू संसारबाट दिनुभयो। मैले तिनीहरूलाई तपाईंको हुनुहुन्छ देखाई सकेकोछु। ती मानिसहरू तपाईंकै हुन र मलाई दिनुभयो। तिनीहरूले तपाईंको वचन पालन गरे।
- 7 अब तिनीहरूले बुझे कि सबै थोक जुन मलाई दिनु भयो ती तपाईंबाट आएका हुन्।
- 8 मैले ती मानिसहरूलाई तपाईंले मलाई दिएकै वचनहरू दिएकोछु। तिनीहरूले ती वचनहरू स्वीकारे तिनीहरूले बुझे कि म साँच्चि नै तपाईंबाट नै आएको हुँ अनि तिनीहरूले विश्वास गरे कि तपाईंले नै मलाई पठाउनु भएको हो।
- 9 तिनीहरूकै निम्ति अब म प्रार्थना गर्दछु। म तिनीहरूका निम्ति प्रार्थना गरिरहेको छैन जो संसारमा छन्। तर म तिनीहरूका निम्ति प्रार्थना गरिरहेकोछु जो तपाईंले मलाई दिनुभयो। किनभने तिनीहरू तपाईंकै हुन्।
- 10 जे ममा छ त्यो सबै तपाईंकै हो, अनि जे जति तपाईंकोमा छ त्यो मेरै हो। अनि ती मानिसहरूले मेरो लागि महिमा ल्याउनुछन्।

11 “अब म तपाईंकाहाँ आईं रहेछु। म अब संसारमा बसे छैन। तर ती मानिसहरू संसारमा रहनेछन्। हे पवित्र पिता, तिनीहरूलाई सुरक्षा गर्नु होस। तिनीहरूलाई तपाईंको नामको शक्तिद्वारा सुरक्षित राख्नु होस (नाउं जुन मलाई दिनुभयो), तब तिनीहरू एक हुनेछन्, तपाईं र म जस्तै एक।

12 जब सम्म म तिनीहरूसँग थिएँ मैले तिनीहरूलाई सुरक्षित राखे। मैले तिनीहरूलाई तपाईंको नामको शक्तिबाट सुरक्षित राखेँ जुन तपाईंले मलाई दिनुभयो। मैले तिनीहरूलाई जोगाएँ। अनि तिनीहरू मध्ये एकजना मात्र लुप्त भयो। उनी लुप्त हुनलाई आफैँ छानिएका थिए। ऊ लुप्त भयो जसबाट धर्मशास्त्रमा लेखिएको कुरा पूर्ण भयो।

13 “म तपाईं कहाँ आइरहेछु। तर जब सम्म म यस संसारमा हुनेछु म तिनीहरूका निम्ति प्रार्थना गर्नेछु। यी कुराहरू म भन्दछु ताकि तिनीहरूले मेरो आनन्द प्राप्त गर्न। म तिनीहरूले सबै मेरा आनन्द पाउन भन्दछु।

14 मैले तिनीहरूलाई तपाईंको सबै वचनहरू दिएँ र संसारले तिनीहरूलाई घृणा गर्‍यो, किनभने तिनीहरू यस संसारका होइनन् जस्तै म यो संसारको होइन।

15 “मैले तपाईंसँग तिनीहरूलाई संसारबाट लगीदिनुहोस् भनेर भनिरहेको छैन। तर तिनीहरूलाई दुष्टबाट जोगाई राख्नुहोस् चाँहि भनिरहेछु।

16 तिनीहरू संसारका होइनन् जस्तो कि म पनि यस संसारको होइन।

17 तपाईंको सत्यद्वारा तिनीहरूलाई आफ्नो सेवामा राख्नु तयार पार्नुहोस। तपाईंको वचन सत्य हो।

18 जसरी तपाईंले मलाई संसारभित्र पठाउनु भयो त्यसरी नै मैले तिनीहरूलाई संसारभित्र पठाएकोछु।

19 अब म स्वयंलाई सेवा गर्न तयार पारिरहेछु। यो म तिनीहरूकै लागि गर्छु ताकि साँचो रूपमा तिनीहरू तपाईंको सेवा गर्न तयार होउन।

20 “म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्।

21 हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक हुनेछन्। जसरी तपाईं ममा हुनुहुन्छ, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक हुनेछन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो।

22 तपाईंले दिनु भएको महिमा मैले तिनीहरूलाई दिएकोछु। मैले त्यो महिमा दिएँ ताकि तिनीहरू एक हुनेछन्, जसरी तपाईं र म एक हौं।

23 जस्तो म तिनीहरूमा अनि तपाईं ममा तिनीहरू एक रूपले एक हुनेछन् तब त्यसबाट संसारले जान्नेछ कि मलाई तपाईंले पठाउनु भएको हो अनि संसारले जान्ने छ तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ जस्तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ।

24 “पिता, म जहाँ हुन्छु तिनीहरू, जो तपाईंले मलाई दिनु भएकोछ, मसँग नै हुनेछन्। म यो इच्छा गर्छु तिनीहरूले मेरो महिमा देखुन। यो महिमा तपाईंले मलाई दिनुभएको हो किनभने संसार बनिनु भन्दा अगाडि तपाईंले मलाई प्रेम गर्नु हुन्थ्यो।

25 हे धार्मिक पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई जान्दछु। अनि यी मानिसहरूले मलाई तपाईंले पठाउनु भएको हो भनेर जान्दछन्।

26 मैले तिनीहरूलाई तपाईं कस्तो हुनु हुन्छ देखाएँ। अनि अझ म तिनीहरूलाई तपाईं कस्तो हुनुहुन्छ देखाउनेछु। तब तिनीहरूले मैले तपाईंबाट पाए जस्तै प्रेम पाउन सक्छन्। अनि म तिनीहरूमा बाँच्नेछु।”

18

येशू पक्राउपर्नु भयो

(मती 26:47-56; मर्कुस 14:43-50; लुका 22:47-53)

1 जब येशूले प्रार्थना सिध्याउनु भयो, उहाँले आफ्ना चेलाहरू लिएर जानुभयो। तिनीहरू किट्टो न खोल्सा पारि ऊ बेसी गए। अर्कोपट्टि त्यहाँ जैतुन स्खहरूको बाँचा थियो। येशू र उहाँका चेलाहरू त्यहाँ गए।

2 यह्दा, उहाँको विश्वासघातकले पनि त्यो ठाउँ चिन्दथ्यो, किनभने आफ्ना चेलाहरूसँग त्यहाँ उसलाई भेट्नु हुन्थ्यो।

3 यह्दाले एकदल सेनाहरू लगेर त्यसै बाँचातिर गयो। यह्दाले मुख्य पूजाहारीहरू र फरिसीहरूबाट पनि केही सिपाहीहरू ल्याएको थियो। तिनीहरूले मशाल, बत्ती र हतियारहरू बोकेर आएका थिए।

4 येशू यी सबै घटनाहरू उहाँमाथि हुनेछ भनेर जान्नु हुन्थ्यो। येशूले बाहिर आएर सोध्नु भयो, “तिमीहरू कसलाई खोजी रहेकाछौं?”

5 ती मानिसहरूले भने, “नासरतको येशूलाई।”

येशूले भन्नुभयो, “म येशू हूँ।” यह्दा जो येशूका विश्वाघातक त्यही उभिरहेको थियो।

6 जब येशूले भन्नुभयो, “म येशू हूँ,” तब मानिसहरू पछि पछि हटे अनि भड्क्या लोटे।

7 येशूले तिनीहरूलाई फेरि सोध्नु भयो, “तिमीहरू कसलाई खोजिरहेको छौं?”

मानिसहरूले भने, “नासरतको येशूलाई।”

8 येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भने म येशू हूँ। यसर्थ तिमीहरूले मलाई नै खोजिरहेका हो भने, यी अरु मानिसहरूलाई जान्दोऊ।”

9 उहाँले यो भन्नुभयो ताकि उहाँले जे भन्नुभएको थियो त्यो पूरा हुन सक्त्यो, “तपाईंले मलाई दिनुभएको मध्ये कसैलाई पनि गुमाइँनै।”

10 शिमोन पत्रुसकोमा एउटा तरवार थियो। उसले तरवार निकालेर मुख्य पूजाहारीको नोकरलाई प्रहार गर्‍यो। पत्रुसले त्यसको दाहिने कान काटिदियो। त्यस नोकरको नाउँ माल्ख थियो।

11 येशूले पत्रुसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! संकटको कचौरा पिताले मलाई दिनुभएको छ, के मैले त्यो नपिउँनु?”

अन्नासको अगाडि येशूलाई लगियो

(मती 26:57-58; मर्कुस 14:53-54; लुका 22:54)

12 त्यसपछि सिपाहीहरू र तिनीहरूका सेनापति अनि यह्दीका हाकिमहरूले येशूलाई पक्रे।

13 तिनीहरूले येशूलाई बाँधे अनि पहिले उहाँलाई अन्नासको अगाडि लगे। अन्नास प्रधान पूजाहारी कैयाफाका ससुरा थिए जो यस वर्षको निम्ति प्रधान पूजाहारी थिए।

14 कैयाफा तिनी हुन जसले यह्दीहरूलाई भनेका थिए कि जम्मे मानिसहरूका निम्ति एउटा मान्छे मर्नु उचित छ।

पत्रुसले झटो बोले येशूको बारेमा

(मती 26:69-70; मर्कुस 14:66-68; लुका 22:55-57)

15 शिमोन पत्रुस र येशूका अर्को चेला उहाँसँग गए। ती चेलाले प्रधान पूजाहारीलाई चिनेका थिए। यसर्थ उनी येशूसँग प्रधान पूजाहारीको घरको प्रांगणभित्र गए।

16 तर पत्रुस बाहिरै ढोका नजिक बस्यो। ती चेला जसले प्रधान पूजाहारीलाई चिन्थे र बाहिर आयो। उनी त्यस केटीसँग बोले जसले मानिसहरूलाई ढोका खोलाईदि। तब उसले पत्रुसलाई भित्र ल्याए।

17 दूरपाल केटीले पत्रुसलाई भनी, “तिमी पनि त्यस मानिसको चेलाहरू मध्ये एक हौ?”

पत्रसले जवाफ दियो, “अहँ, म होइन।”

18 जाडोको दिन थियो। यसैले नोकहरू र द्वारपालहरूले आगोको भुङ्गो बनाए। तिनीहरू आगोको वरिपरि उभिदै आफूलाई न्यानो पारिरहेका थिए। पुत्रस पनि तिनीहरूसँगै उभिइरहेका थिए।

प्रधान पूजाहारीले येशूलाई प्रश्नहरू गरे

(मती 26:59-66; मर्कस 14:55-64; लुका 22:66-71)

19 प्रधान पूजाहारीले येशूलाई उनका चेलाहरू र उनको शिक्षाको विषयमा सोधे।

20 येशूले उत्तर दिनुभयो, “म सधैं सबै मानिसहरूसँग खुल्लाम-खुल्ला बोलेको छु। मैले सधैं सभा-घर र मन्दिरको क्षेत्रमा जहाँ सबै यहदीहरू भेला हुन्छन् खुल्लाम-खुल्ला शिक्षा दिएकोछु। मैले कहिले पनि कुनै कुरो गुप्त राखिनँ।

21 यसर्थ किन प्रश्न गर्नुहुन्छ? जस जसले मेरो शिक्षा सुनेकाछन् ती मानिसहरूलाई सोध्नु होस्। मैले के भने तिनीहरू निश्चय जान्दछन्।”

22 जब येशूले त्यसो भन्नुभयो, एकजना द्वारपालले, जो नजिकै उभिइरहेको थियो उहाँलाई हिकार्यो। त्यस द्वारपालले भन्यो, “तैले प्रधान पूजाहारीसँग त्यसरी बात गर्ने होइन।”

23 येशूले उत्तरमा भन्नुभयो, “यदि मैले केही गल्ती भनेको भए, यहाँ जो मानिसहरू छन् तिनीहरूको सामुने प्रमाण गर के भूल छ। यदि मैले सही कुराहरू गरे भने, मलाई तिमी किन हिकार्योछौ?”

24 तब अनासले येशूलाई कैयाफा प्रधान पूजाहारीकहाँ पठाए। त्यसबेला सम्म येशू बाँधिपकै हुनुहुन्थ्यो।

पत्रसले फेरि झट बोल्थ्यो

(मती 26:71-75; मर्कस 14:39-72; लुका 22:58-62)

25 शिमोन पत्रस आगोको छेउमा आफूलाई न्यानो पाउँदै उभिइरहेको थियो। केही मानिसहरूले पत्रसलाई भने, “तिमी त्यस मान्छेको चेलाहरू मध्ये एक हो?”

तर पत्रसले अस्वीकार गर्दै भन्यो, “अहँ, म होइन।”

26 प्रधान पूजाहारीको एकजना नोकर त्यहाँ थियो। त्यो नोकर त्यस मान्छेको आफन्त थियो जसको कान पत्रसले काटेको थियो। नोकरले भन्यो, “तिमीलाई उसँग मैले बगैचामा देखेको होइन?”

27 तर फेरि पत्रसले भन्यो, “अहँ! म उनीसँग थिइँनँ।” अनि त्यहीबेला भाले बास्यो।

पिलातसको समक्ष येशूलाई ल्याइयो

(मती 27:1-2, 11-31; मर्कस 15:1-20; लुका 23:1-25)

28 त्यसपछि यहदीहरूले येशूलाई कैयाफाबाट लिएर रोमी राज्यपालको महलतर्फ गए। यो बिहानी पख थियो। यहदीहरू महलभित्र पसेनन्। तिनीहरू आफूले आफूलाई अशुद्ध राख्न चाहनेनन् किनभने तिनीहरूले निस्तार चाडको भोज खान्थे थियो।

29 यसर्थ पिलातस बाहिर निस्केर यहदीहरूलाई सोधे, “यस मानिसको विद्गमा तिमीहरूले के आरोप लगाएकोछौ?”

30 यहदीहरूले भने, “यो अपराधी हो, यसकारण तपाईंको समक्ष ल्याएका छौं।”

31 पिलातसले यहदीहरूलाई भने, “तिमीहरू यिनलाई आफैँ लैजाऊ अनि तिमीहरूकै व्यवस्था अनुसार न्याय गर।”

यहदीहरूले भने, “तर तपाईंको कानुनले कुनै मानिसलाई मृत्यु दण्ड दिन हामीलाई अनुमति दिँदैन।”

32 (यस्तो भयो ताकि येशूले कस्तो मृत्युवरण गर्ने उहाँको वचन पुरा हुन सकथ्यो।)

33 त्यसपछि पिलातस महलभित्र फर्के। पिलातसले येशूलाई बोलाएर सोध, “तिमी यहदीहरूका राजा हो?”

34 येशूले भन्नुभयो, “यो तपाईंको आफ्नै प्रश्न हो कि अरुले तपाईंलाई मेरो विषयमा सोध्नु लगाएको हो?”

35 पिलातसले भने, “म यहदी होइन! तिम्रै मानिस र तिनीहरूका मुख्य पूजाहारीहरूले तिमीलाई मलाई सुम्पिए। तिमीले के भूल गरेका छौ?”

36 येशूले भन्नुभयो, “मेरो राज्य यस संसारको होइन। यदि म यस संसारको हुँदा हुँ तब मेरा सेवकहरूले मलाई यहदीहरूको हातमा पर्वबाट बचाउनका निम्ति लडाईं गर्ने थिए। तर मेरो राज्य भिन्दै जग्गाको हो।”

37 पिलातसले भने, “यसर्थ तिमी एक राजा हो?”

येशूले उत्तर दिनुभयो, “तिमीले भन्यो म राजा हुँ। त्यो सत्य हो। सत्यको साक्षीको लागि म जन्मेको थिए। त्यसैकारणले गर्दा म संसारमा आएको हुँ। अनि प्रत्येक मानिस जो सत्यको पक्षमा छ, मेरो कुरा सुन्दछ।”

38 पिलातसले भने, “सत्य के हो?” पिलातसले त्यसो भने पछि तिनी फेरि बाहिर यहदीहरूकहाँ गए अनि भने, “मैले यस मानिसमाथि आरोप लगाउन केही दोष पाइँन।”

39 तिमीहरूको एक रीति अनुसार मैले तिमीहरूको निस्तार चाडको समयमा एक जना कैदीलाई मुक्ति दिनुपर्छ। तिमीहरू यस ‘यहदीहरूको राजालाई’ मुक्ति दिइयोस् भन्ने चाहन्छौ?”

40 यहदीहरूले फेरि चिच्याउँदै भने, “अहँ, यसलाई होइन! बारब्बालाई मुक्त गरियोस्।” (बारब्बा एक डाकू थिए।)

19

1 तब पिलातसले येशूलाई लैजाने र कोर्रा लगाउने आदेश दिए।

2 सिपाहीहरूले कौडादार हाँगाहरूका एउटा मुकुट गुँथे अनि येशूको टाउकोमा लगाई दिए। त्यसपछि तिनीहरूले बैजनी रंगको वस्त्र उनको शरीरमा पहिराई दिए।

3 सिपाहीहरूले धेरै पल्ट येशूको छैउमा आउँदै भने, “प्रणाम, हे यहदीहरूका राजा!” भन्दै उहाँको अनुहारमा थपपड लगाए।

4 फेरि पिलातस एक पल्ट बाहिर निस्केर यहदीहरूलाई भने, “हेर! म येशूलाई तिमीहरू कहाँ ल्याउँदैछु किनभने मैले उसको विद्गमा आरोप लगाउने कुनै कारण पाइँनँ।”

5 येशू बाहिर आए। उहाँले कौडादार मुकुट र बैजनी वस्त्र लगाउनु भएको थियो। पिलातसले यहदीहरूलाई भने, “त्यो मान्छो यही हो।”

6 जब मुख्य पूजाहारीहरू र यहदीका द्वारपालहरूले येशूलाई देखे तिनीहरू चिच्याए, “कूसमा यसलाई टाँग्नुहोस्! कूसमा यसलाई टाँग्नुहोस्!”

तर पिलातसले भने, “तिमीहरू यिनलाई लैजाऊ र कूसमा टाँग। मैले उनीमाथि आरोप लगाउने कुनै कारण नै पाइँनँ।”

7 यहदीहरूले उसलाई उत्तर दिए, “हाम्रो व्यवस्था बमोजिम ऊ मर्ने पर्छ, किनभने उसले दावी गरेको छ कि ऊ परमेश्वरको पुत्र हो।”

8 जब पिलातसले यो सुने, उनी सबै डारए।

9 पिलातस महलभित्र फेरि पसे। उनले येशूलाई सोधे, “तिमी कहाँबाट आएका हो?” तर येशूले उसलाई जवाफ दिनुभएन।

10 पिलातसले भने, “के तिमी मसँग बोल्दैने? याद गर, तिमीलाई मुक्त पार्ने अधिकार मसित छ। अनि तिमीलाई क्रूसमा टाँस्ने अधिकार पनि मसित छ।”

11 येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुने थिएन। त्यसैले ती मानिस जसले मलाई तपाईंलाई सुम्पियो उनिहरू तपाईं भन्दा महा-पापको दोषी हुन।”

12 त्यसपछि, पिलातसले येशूलाई मुक्त पार्ने कोशिश गरे। तर यहूदीहरूले तिनलाई कराउँदै भने, “कसैले आफैँलाई राजा बनाउँछ भने त्यो सिजर बिरुद्धी हो। यसर्थ उसलाई तपाईं छुट्टाकरा दिनु हुन्छ भने तपाईं सिजरको मित्र हुनु हुन्छ।”

13 पिलातसले यहूदीहरूले के भने सुने। यसैले उसले येशूलाई महल बाहिर ल्याए त्यस ठाउँलाई “ढुङ्गाको पाटी” भनिन्छ। (जसलाई हिब्रू भाषामा गब्बाथा) भनिन्छ। त्यो न्यायसभामा पिलातस बसे।

14 यो प्रायः निस्तार चाडको तयारी गर्ने दिनको मध्याह्न भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “तिमीहरूका राजा यहाँ छन्!”

15 यहूदीहरू चिच्याए, “त्यसलाई उतै लानु होस, लानु होस! त्यसलाई क्रूसमा मारु होस।”

पिलातसले यहूदीहरूलाई सोधे, “के मलाई तिमीहरूको राजालाई क्रूसमा टाँग्न लगाउँछौ?”

मुख्य पूजाहारीहरूले भने, “सिजर मात्र हाम्रो राजा हुनुहुन्छ।”

16 तब येशूलाई क्रूसमा झण्डाएर मारु भनेर पिलातसले तिनीहरूलाई सुम्पे।

येशू क्रूसमा मर्नुभयो

(मती 27:32-44; मर्कुस 15:21-32; लुका 23:26-43)

सिपाहीहरूले येशूलाई लगे।

17 येशूले आफ्नो क्रूस बोक्नु भयो अनि उहाँ “खोपडी ठाकँ” तर्फ जानु भयो (हिब्रू भाषामा “गलगथा” भनिन्छ)

18 गलगथामा येशूलाई क्रूसमा टाँग्यो। तिनीहरूले दृञ्जना मानिसहरू उहाँको दुई पट्टि अनि येशूलाई बीचमा राखे।

19 पिलातसले संकेत पटमा लेखे अनि क्रूसमा टाँसिदिए। त्यो संकेतपटमा लेखिएको थियो, “नासरतको येशू, यहूदीहरूका राजा।”

20 पिलातसले त्यो हिब्रू ल्याटिन र ग्रीक भाषामा लेखेका थिए। धेरै यहूदीहरूले त्यो संकेतपट पढे किनभने क्रूसमा येशूलाई टाँगिको ठाउँदेखि शहर नजिकै थियो।

21 यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “ ‘यहूदीहरूका राजा’ भनेर, नलेख्नु होस, बरू लेख्नुहोस, ‘यो मान्छेले भनेकोछ, म यहूदीहरूको राजा हँु।’ ”

22 पिलातसले उत्तर दिए, “मैले जे लेखें-लेखें, बदली गरिनेछैन।”

23 क्रूसमा येशूलाई टाँगिसके पछि सिपाहीहरूले उहाँका वस्त्र उतारिदिए र त्यस वस्त्रलाई तिनीहरूले चार टुक्रामा च्याते, प्रत्येक सिपाहीले एक-एक गरेर पाए। तिनीहरूले कुर्ता सम्म खोलिदिए जो एउटै लगाको टुक्रालाई माथि देखि तलसम्म सिलाएको थियो।

24 यसर्थ सिपाहीहरूले आपसमा भने, “यसलाई हामीले भाग गर्न च्यात्नु हुँदैन। यसलाई चिष्टा लगाऊ कसको नाउँमा पर्छ।” धर्मशास्त्रमा भने जस्तै त्यो हुनगयो:

“तिनीहरूले आपसमा मेरा लगाहरू बाँडे,
अनि मेरो लगामा चिष्टा हाले।”

भजनसंग्रह 22:18

सिपाहीहरूले त्यसै गरे।

25 येशूकी आमा क्रूसकै नजिक उभिएकी थिइन्। उहाँकी आमाको बहिनी, क्लोपासकी पत्नी पनि मरियमसँग उभिरहेकी थिइन्। मगदलिनो मरियम पनि उभिरहेकी थिइन्।

26 येशूले आफ्नी आमालाई देख्नु भयो। उहाँले ती उभिनेहरूमा आफ्ना चेलाहरूलाई पनि देख्नु भयो। उहाँले आफ्ना आमालाई भन्नु भयो, “हे प्रिय नारी तिम्रो पुत्र यहाँ छ।”

27 त्यसपछि आफ्ना चेलालाई भन्नुभयो, “यहाँ तिम्रा आमा हुनुहुन्छ।” तब त्यसपछि, ती चेलाहरूले येशूकी आमालाई आफ्ना घरमा लगे।

येशू मर्नु भयो

(मती 27:45-56; मर्कुस 15:33-41; लुका 23:44-49)

28 त्यसपछि, येशूले जान्नुभयो कि सबै कामहरू सिद्धियो। उहाँले धर्मशास्त्रमा लेखिएको सिद्ध होस भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”

29 त्यहाँ सिकाले भरिएको एउटा भाँडो थियो। यसर्थ सिपाहीहरूले स्पञ्जमा त्यो सोसे र हिसप उद्दिदको हाँगामा त्यसलाई डुबाए। त्यसलाई तिनीहरूले येशूको मुख सम्म पुर्‍याईदिए।

30 उहाँले सिका खानु भयो, स्वाद लिनु भयो। तब उहाँले भन्नुभयो “सिद्धियो।” येशूको शिर झुक्यो र उहाँले अन्तिम सास फेर्नु भयो।

31 यो दिन तयारीको दिन थियो अर्को दिन विशेष विश्रामको दिन थियो। यहूदीहरूले विश्रामको दिन त्यो मृत शरीर क्रूसमा झण्डाई राख्न चाहैनन्। तब तिनीहरूले पिलातसलाई ती मानिसहरूको खुट्टा भाँच्नका निम्ति आदेश मागे ताकि तिनीहरू छिटो मर्न सकुन। अनि तिनीहरूको मृत शरीर क्रूसबाट तल झार्न सकियोस।

32 सिपाहीहरू आए र पहिला येशूको छेऊको क्रूसको मान्छेको खुट्टा भाँचे। त्यसपछि तिनीहरूले क्रूसमा भएको येशूकै छेऊको अर्को मान्छेको खुट्टा भाँचे।

33 तर जब ती सिपाहीहरू येशूको छेऊमा गए, तिनीहरूले देखे उहाँ अघि नै मरिसक्नु भएको थियो। यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्।

34 तर एकजना सिपाहीले उहाँको कोखामा भालाले घाँचे। रात र पानी बाहिर निस्क्यो।

35 ऊ जसले त्यो देख्यो ऊ गवाही भयो अनि उसको गवाही सत्य छ। उसले जान्दछ कि उसले साँचो बोलिरहेकोछ। उसले गवाही दिन्छ ताकि तिमीहरूले पनि विश्वास गर्न सक्छौ।

36 यी सबै कुराहरू घटे ताकि धर्मशास्त्र साँचो हुन्छ: “उहाँको एउटै हड्डी पनि भाँचिनछैन।”*

37 अर्को ठाउँमा धर्मशास्त्र भन्छ: “मानिसहरूले उनलाई हेर्नछन् जसलाई भालाले रोप्नेछन्।”*

येशू गाडिनुभयो

(मती 27:57-61; मर्कुस 15:42-47; लुका 23:50-56)

* 19:36: भजनसंग्रह 34:20 बाट उद्धृत गरिएको। * 19:37: जकरिया 12:10 बाट उद्धृत गरिएको।

38 त्यसपछि अरिमाथियावासी योसेफ नाम भएकोले पितातसलाई येशूको मृत-शरीर लैजान पाऊँ भनेर विन्ती गरे। योसेफ येशूका चेलाहरू मध्ये एक थिए। तर तिनले यहूदीहरूको डाले यो गुप्त राखे। पितातसले योसेफलाई येशूको शरीर लान सक्छ भनेर अनुमति दिए। त्यसकारण योसेफ येशूको शरीर लिएर गए।

39 निकोदेमस योसेफसंग गए। निकोदेमस ती एकजना मानिस थिए जो येशूकहाँ राती आउँदथ्यो र बात गर्दथ्यो। निकोदेमसले तेतीस किलो जति मसलाहरू त्यहाँ ल्याए। त्यो मूर् र एलवाको मिश्रण थियो।

40 यी दुई मानिसहरूले येशूको मृत शरीर लगे। उहाँको शरीर तिनीहरूले सुगन्धीत द्रव्यसहित सूती कपडाले बाँधे। यसरी नै यहूदीहरूले मानिसहरूलाई गाड्दथे।

41 जुन ठाउँमा येशू क्रसमा टाँगिए, त्यहाँ एक बगैँचा थियो। बगैँचामा एक नयाँ चिहान थियो। कुनै मानिस पनि पहिल्यै कहिले त्यहाँ गडिएको थिएन।

42 मानिसहरूले येशूलाई त्यहीँ नयाँ चिहानमा राखे कारण यो नजिक थियो अनि यहूदीहरू आफ्ना विश्रामको दिन तयारी गर्न थालेका थिए।

20

केही चेलाहरूले येशूको चिहान रितो पाए

(मती 28:1-10; मर्कस 16:1-8; लुका 24:1-12)

1 हामाको पहिलो दिन बिहानै मरियम मगदलिनी येशूको चिहानमा गईं। तिनले देखिन कि त्यो ठूलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुङ्गा हाटाइएको थियो।

2 यसैले मरियम शिमोन पत्रस र अन्य चेलाहरूकहाँ गईं (जसलाई येशूले धेरै माया गर्नुहुन्थ्यो।) मरियमले तिनीहरूलाई भनिन, “तिनीहरूले प्रभुको देहलाई चिहानबाट लगेछन्। हामी जान्दैनौं तिनीहरूले उहाँलाई कहाँ राखेका छन्।”

3 यसकारण पत्रस र अर्का चेला चिहानमा जानलागे।

4 तिनीहरू दुबैजना दगुरे, तर अर्को चेला पत्रस भन्दा छिटो दगुरे। यसैले अर्को चेला चिहानमा पहिले पुगे।

5 चेलाको निहुरिएर तलतिर हेरे। तिनीहरूले सूती लुगाको टुक्राहरू मात्र त्यहाँ रहेको देखे, तिनीहरू भित्र झरेनन्।

6 त्यसपछि शिमोन पत्रस आइपुग्यो। पत्रस चिहान भित्र गयो। उसले सूती लुगाको टुक्रा मात्र त्यहाँ रहेको देख्यो।

7 उसले येशूको टाउँको बाँधिपुको लुगा पनि देख्यो। त्यो लुगा पछाएर सूतीको कपडाका टुक्रादेखि अलग्ग राखिएको थियो।

8 त्यसपछि अर्को चेला पनि पुग्यो। यो मानिस अघि चिहानमा पहिलो पुगे चेला थियो। तिनले भित्र पुगेर दे देखे त्यो विश्वास गरे।

9 ती चेलाहरूले अझ बुझेका थिएन कि धर्मशास्त्रले भनेकोछ कि येशू मृत्युबाट जागी उठ्ने पछं।

येशू मरियम मगदलिनीकी अघि देखा पर्नु भयो

(मती 28:9-10; मर्कस 16:9-11)

10 त्यसपछि चेलाहरू आफ्ना घर फर्के।

11 तर मरियम चिहानकै बाहिर उभिएर रोइरही। जब रोई रहेकी थिइन् चिनहान भित्र हेर्नु तिनी निहुरिन्।

12 मरियमले सेतो वस्त्रमा दुई स्वर्गदूतहरू देखी। तिनीहरू जहाँ येशूको टाउकोपट्टी र अर्को स्वर्गदूत येशूको खुट्टापट्टी बसिरहेका थिए।

13 स्वर्गदूतहरूले मरियमलाई सोधे, “हे! नारी! किन रोईरहेकी छौ?”

मरियमले जवाफ दिइन्, “कसैले मेरा प्रभुको शरीर लगेर गएछ। तिनीहरूले कहाँ राखेका छन् मलाई थाहा छैन।”

14 मरियमले यति भनिसकेर जब फर्किन उनले उहाँलाई त्यहाँ उभिरहनु भएको देखिन। तर तिनले येशू भनेर चिनिनन्।

15 येशूले उनलाई सोध्नुभयो, “नारी, तिमी किन रोइरहेछौ? तिमी कसलाई खोजिरहेछौ?”

मरियमले उहाँलाई त्यहाँ बगैँचाको माली सम्झी। तब मरियमले उहाँलाई सोधी, “के तिमीले येशूलाई लाम्यो, महोदय? भन उहाँलाई कहाँ राखेकाछौ। म त्यहीँ जानेछु र उहाँलाई लानेछु।”

16 येशूले उसलाई भन्नुभयो, “हे मरियम।”

मरियम येशू तर्फ फर्की र यहूदी भाषामा उसलाई भनी, “रब्बोनी,” अर्थात “हे गुरुज्यू”

17 येशूले उसलाई भन्नुभयो, “मलाई नछोऊ। म अझ सम्म पिताकोमा गईं सकेको छुइँन। तर मेरा दाज्यू-भाइहरू भएकोमा जाऊ, र तिनीहरूलाई यसो भन: ‘म मेरो पिता र तिमीहरूका पिताकहाँ फर्की जाँदछु। म मेरो परमेश्वर र तिमीहरूको परमेश्वरकहाँ फर्की जाँदछु।’”

18 मरियम मगदलिनी चेलाहरूकहाँ गईं अनि उनीहरूलाई भनिन, “मैले प्रभुलाई भेटे।” अनि येशूले जे भन्नु भएको थियो ती सब भनिदिइन्।

येशू चेलाहरूकहाँ देखा पर्नु भयो

(मती 28:16-20; मर्कस 16:14-18; लुका 24:36-49)

19 हामाको पहिलो दिन थियो। चेलाहरू त्यो बेल्जुकी भेला भएका थिए। यहूदीहरूको डाले दैलोहरू बन्द थियो। तब येशू आउनु भयो र तिनीहरूका सामुने उभिन भयो। येशूले भन्नुभयो “शान्ति तिमीहरूसँग रहोस्।”

20 येशूले यति भने पछि उहाँले आफ्ना हात र कोखा देखाउनु भयो। तब चेलाहरूले प्रभुलाई देखेर अति खुशी भए।

21 त्यसपछि येशूले फेरि भन्नुभयो, “शान्ति तिमीहरूसँग रहोस्। पिताले मलाई पठाउनु भयो। त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु।”

22 यती भनिसके पछि, येशूले चेलाहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लोओ।

23 यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गरिदिथौ भने तिनीहरूका पापहरू क्षमा हुनेछ। यदि त्यसो गरेनौ भने तिनीहरूका पापहरू क्षमा हुनेछैन।”

येशू थोमासंग देखापर्नुभयो

24 थोमा जसलाई दिदुमस भनिन्छ, येशू चेलाहरूकहाँ आउनु हुँदा थिएनन्। बाह्रजना मध्ये थोमा एकजना थिए।

25 अस् चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास गर्दिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देखिन्छ अनि औला त्यो काँटीको दागहरूमा राखिन्छ र उहाँको कोखामा मेरो हात राखिन्छ।”

26 एक हप्तापछि सबैजना चेलाहरू घरमा जम्मा भएका थिए। थोमा तिनीहरूसँग थिए। दैलो बन्द थियो, तर येशू आउनु भयो र तिनीहरू समक्ष उभिन भयो। उहाँले भन्नुभयो, “शान्ति तिमीहरूमा रहोस्।”

27 त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औला यहाँ छिराऊ। मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाउ। शंका गर्न छोड अनि विश्वास गर्न थाल।”

28 थोमाले येशुलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!”

29 येशुले थोमालाई भन्नुभयो, “तिमीले मलाई विश्वास गर्दौं किनभने तिमीले मलाई देख्यौ। ती मानिसहरू धन्य हुन् जस-जसले मलाई नदेखिकनै विश्वास गरे।”

यहन्नाले यो पुस्तक किन लेखे

30 येशुले धेरै अरू चमत्कारहरू देखाउनु भएको उहाँका चेलाहरूले देखेका थिए। ती चमत्कारहरू यस पुस्तकमा लेखिएको छैन।

31 तर ती कुराहरू लेखिए ताकि तिमीहरूले विश्वास गर्न सक्छौ कि येशु नै ख्रीष्ट हुन; जो परमेश्वरको पुत्र हुन् भनि जब तिमीहरू उहाँलाई विश्वास गर्छौ, तिमीहरूले उहाँको नाममा जीवन पाउन सक्छौ

21

येशु सातजना चेलाहरूसँग देखा पर्नु भयो

1 त्यसपछि, येशु फेरि आफ्ना चेलाहरू समक्ष देखा पर्नु भयो। त्यो तिबिरियास झीलको छेउमा भएको थियो। यो यसरी हुन गयो।

2 केही चेलाहरू भेला भएका थिए। तिनीहरू शिमोन पत्रुस, थोमा (दिदुमस भनिने), गालीलको कानाना नथानेल, जबदीका दुइ छोराहरू र अन्य दुइजना उहाँका अन्य चेलाहरू त्यहाँ थिए।

3 शिमोन पत्रुसले भन्यो, “म माछा पक्रन जान्छु।”

अरू चेलाहरूले भने, “हामी तिमीसितै जानेछौं।” तब सबै चेलाहरू गए र डुङ्गामा चढे। त्यसरात तिनीहरूले केही पक्रन सकेनन्।

4 अर्को मिरमिरे बिहानामा येशु किनारमा उभिरनुभयो। तर चेलाहरूले येशु हुनुहुनथ्यो भनेर चिनेनन्।

5 तब येशुले तिनीहरूलाई भन्नुभयो, “साथीहरू हो! तिमीहरूले कुनै माछा पक्रियौ?”

6 येशुले भन्नुभयो, “माछा मार्ने जाल पर्योक तिमीहरूको डुङ्गामाको दाहिनेपट्टि। तिमीहरू त्यहाँ केही माछाहरू पाउनेछौं।” तिनीहरूले त्यसै गरे। तिनीहरूले यति धेरै माछाहरू पक्रे कि तिनीहरूले डुङ्गातर्फ जाल तान्न पनि सकेनन्।

7 येशुले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “ती मानिस प्रभु हुन्।” पत्रुसले “ती मानिस प्रभु हुन्” भनेको सुने र आफ्ना ओढ्ने बेरेर पानीमा हामफाले किनभने तिनले काम गर्नलाई लुगा खोलेका थिए।

8 अन्य चेलाहरू डुङ्गामा चढेर किनारमा आए। तिनीहरूले माछाले भरिएको जाल ताने। तिनीहरू किनारदेखि टाढा थिएनन्। तिनीहरू लगभग सय मिटर भित्र थिए।

9 जब तिनीहरू किनारमा पुगे, तिनीहरूले जलिरहेको तातो कोइला देखे। त्यहाँ आगोमा केही माछा अनि केही रोटीका टुक्रा थिए।

10 येशुले भन्नुभयो, “तिमीहरूले भर्खर पक्रेको केही माछाहरू ल्याऊ।”

11 शिमोन पत्रुस डुङ्गातर्फ गए र किनार तिर जाल ताने। त्यो ठूला-ठूला माछाले भरिएको थियो। त्यहाँ जम्मा एक सय त्रिपन्धन्वटा माछाहरू थिए। माछाहरू एकदमै गह्रौं थियो र पनि जाल फाटेन।

12 येशुले तिनीहरूलाई भन्नुभयो, “आऊ अनि खाऊ।” कुनै पनि चेलाहरूले उहाँलाई सोध्ने आँट गरेनन्, “तपाईं को हुनुहुन्छ?” तिनीहरूलाई उहाँ प्रभु नै हुनुहुन्छ भनेर थाहा थियो।

13 येशु जानु भयो अनि रोटी लिनुभयो। उहाँले रोटी लिएर तिनीहरूलाई दिनुभयो। येशुले माछा पनि लिएर तिनीहरूलाई दिनुभयो।

14 यस्तो प्रकारले येशुले आफ्नो मृत्युबाट पुनरुत्थान भएर चेलाहरूसित तेस्रोपल्ट देखा पर्नु भयो।

पत्रुससँग येशुको वार्तालाप

15 जब तिनीहरूले खाइसके, येशुले शिमोन पत्रुसलाई भन्नुभयो, “योआनेसको पुत्र शिमोन, यी अन्य मानिसहरूले भन्दा ज्यादा तिमी मलाई प्रेम गर्छौ?”

पत्रुसले जवाफमा भने, “ज्यू प्रभु, तपाईं जान्नु हुन्छ म प्रेम गर्छु तपाईंलाई।”

त्यसपछि येशुले पत्रुसलाई भन्नुभयो, “मेरा भैंडाहरूलाई खुवाऊ।”

16 फेरि पत्रुसलाई भन्नुभयो, “शिमोन योआनेसको पुत्र, तिमी मलाई प्रेम गर्छौ?”

पत्रुसले जवाफमा भने, “ज्यू, प्रभु, तपाईं जान्नु हुन्छ म प्रेम गर्छु तपाईंलाई।”

त्यसपछि येशुले भन्नुभयो, “मेरा भैंडाहरूको* हेरचाहा गर।”

17 तेस्रोपल्ट येशुले पत्रुसलाई सोध्नुभयो, “शिमोन, योआनेसको पुत्र, तिमी मलाई प्रेम गर्छौ?”

पत्रुस उदास भए, किनकि येशुले उसलाई तेस्रो पल्ट सोध्नुभयो, “तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले भने, “प्रभु तपाईं सब थोक जान्नुहुन्छ। मैले तपाईंलाई प्रेम गर्छु भनेर पनि जान्नुहुन्छ।”

येशुले पत्रुसलाई भन्नुभयो, “मेरा भैंडाहरूलाई खुवाऊ।

18 म तिमीलाई साँचो भन्छु। जब तिमी जवान थियौ, तिमीले आफ्नो पेटी स्वयं कस्थ्यौ र जहाँ इच्छा छ त्यहाँ जान्थ्यौ। जब तिमी बूढा हुनेछौ तिमी हात छाड्नेछौ र कोही अरूले पेटी कसिदिनेछ। त्यही मानिसले तिमीलाई अगुवाई गर्नेछ जहाँ जान तिम्रो इच्छा नभएतापनि।”

19 येशुले देखाउन चाहानु हुन्थ्यो कस्तो मृत्युले पत्रुसले परमेश्वरलाई महिमा प्रदान गर्नेछ। त्यसपछि उहाँले पत्रुसलाई भन्नुभयो, “मेरो पछि लाग।”

20 पत्रुसले फर्केर हेर्दा देखे जुन चेलाहरू येशुलाई प्रेम गर्थे उहाँको पछि हिंड्न थाले। त्यो त्यही चेला जो साँझको भोजमा प्रभुको छातीमा अडेसिएर बसेका थिए र भनेका थिए, “प्रभु, त्यो को होला जसले तपाईंलाई विश्वासघात गर्नेछ?”

21 जब पत्रुसले त्यस भक्तलाई देखे, उसले येशुलाई सोध्यो, “प्रभु उसलाई के गर्ने?”

22 येशुले जवाफ दिनुभयो, “यदि म चाहन्छु कि जब सम्म म आँउदिन त्यो जीवित रहे तिमीलाई के भयो त? तिमी मेरो पछि लाग।”

23 यसरी यो कुरा भाइहरूमा यति सम्म फैलिन गयो कि उसको त्यो चेला मर्दैन। तर येशुले त्यो मर्दैन भनि भन्नु भएको थिएन। तर यो भन्नु भएको थियो कि, “यदि म यो चाहन्छु कि जबसम्म म आँउदिन त्यो यही जीवित रहे तिमीलाई के भयो त?”

24 उही यो चेला हो जसले यस भाईद्वारा साक्षी दिन्छ औ जसले यी लेखेका छन्। हामी जान्दछौ कि उसको गवाही सत्य छ।

25 येशुले अरू पनि धेरै कामहरू गर्नु भएकोछ। ती विषयमा एक एक गरेर सबै लेखिए भने म सोचदछु कि जो पुस्तकहरू लेखिन्छ ती यति अधिक हुनेछ कि सारा पृथ्वीमा त्यो अटाउने छैन।

* 21:16: भैंडाहरू: येशुले उहाँको चेलाहरूलाई बुझाउन यी शब्दहरू प्रयोग गर्नु भयो।

प्रेरितहरूका काम

लका लेख्छन्

1 प्रिय थियोफिलस,

मैले मेरो प्रथम पुस्तकमा, येशूले जे-जे गर्नु भयो र सिकाउनु भयो प्रत्येक कुरो लेखे।

2 मैले येशूको सम्पूर्ण जीवन बारे लेखे, प्रारम्भदेखि उहाँ स्वर्ग तिर उचालिनु भए सम्म। यो घटना हुनु अघि उहाँद्वारा चुनिएका प्रेरितहरूसित उहाँले बातचित गर्नु भयो। प्रेरितहरूले के गर्नु पर्छ भन्ने कुरा पवित्र आत्माको सहयोग लिएर उहाँले बताउनु भयो।

3 यी सबै घटनाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाणित गर्नु भयो। येशू मृत्युबाट बारी उठे पछि प्रेरितहरूले उहाँलाई चालीस दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसँग परमेश्वरका राज्यको विषयमा बताउनुभयो।

4 एक समय जब येशू तिनीहरूसँग खाई रहनु भएको थियो, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्ने कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “पिताले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएकोछ, जुन मैले तिमीहरूलाई पहिल्यै भनिसकेकोछु। त्यो प्रतिज्ञा प्राप्त गर्नलाई तिमीहरूले यरूशलेममा पर्छिनु पर्छ।

5 यहन्नाले मानिसहरूलाई पानीद्वारा बस्मिमा दिए, तर केही दिन पछिबाट तिमीहरूले पवित्र आत्माद्वारा बस्मिमा लिनेछौं।”

येशूको स्वर्गारोहण

6 प्रेरितहरू जम्मा भए। तिनीहरूले येशूलाई सोधे, “हे प्रभु के यो इस्राएललाई राज्य फेरि फिर्ता दिने तपाईंको समय यही हो?”

7 येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ। तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौं।

8 तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौं। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौं। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौं। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौं।”

9 येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्।

10 येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाश तर्फ हेरिरहेका थिए। अचानक दुइजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए।

11 ती दुइजना मानिसहरूले प्रेरितहरूलाई भने, “गालीलका मानिसहरू, तिमीहरू यहाँ किन आकाशतर्फ हेर्दै उभिरहेकाछौं? तिमीहरूले येशूलाई तिमीहरूदेखि स्वर्ग-आरोहण भएको देख्यौं। जसरी तिमीहरूले उहाँलाई जानु भएको देख्यौं त्यसरी नै उहाँ फर्की आउनु हुनेछ।”

नयाँ प्रेरित चुनिए

12 त्यसपछि प्रेरितहरू जैतून पर्वतदेखि यरूशलेम तिर लागे। यो पर्वत यरूशलेमदेखि प्राय आधा माईल टाढो छ।

13 प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यहन्ना, याकूब अन्दियास, फिलिप, थोमा, बर्थोलमै, मती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहदा (याकूबको छोरो)।

14 प्रेरितहरू एक साथ थिए। एकै द्रेयको लागि तिनीहरूले लगातार प्रार्थना गरिरहेका थिए। केही नारीहरू, मरियम येशूको आमा अनि उहाँका भाइहरू पनि त्यहाँ प्रेरितहरूसँग थिए।

15 केही दिन पश्चात् त्यहाँ विश्वास गर्नेहरूको सभा भइरहेको थियो। सभामा झण्डै एक सय बीस जना मानिसहरू थिए। पत्रुस उभिए र भने,

16-17 “भाइहरू हो! दाऊदको माध्यम पवित्र आत्माले केही घटनाहरू घटनेछन् भनी धर्मशास्त्रमा भनेका थिए। उनी यहूदाको विषयमा बात गरिरहेका थिए जो हाम्रा दलका एक जना थिए। यहूदाले हामीसित सेवा गरेका थिए अनि ती मानिसहरूका मार्ग दर्शक भए जसले येशूलाई पके।”

18 (यहूदालाई पैसा दिएर त्यसो गर्न खटाएको थियो। आफ्नो दुष्ट कामको पैसाले एउटा जमीन किन्यो। तर यहूदा उँधो मुण्टो भएर पछारियो, त्यसको शरीर खुल्ला भएर फुयो, सबै आन्दा भुँडीहरू निस्किए।

19 यो घटनाबाट सम्पूर्ण यरूशलेमको जनसाधारणले शिक्षा पाए। त्यसैकारणले त्य खेतको नाउँ मानिसहरूले हकल्दामा राखे। तिनीहरूको भाषामा हकल्दामाको अर्थ, “रगतको खेत” हुन्छ।)

20 पत्रुसले भने, “भजनसंग्रहमा यहूदाको विषयमा यस्तो लेखिएको छ:

‘उसको घर जनहीन होस।

कोही पनि त्यहाँ नबस्नु।’

भजनसंग्रह 69:25

अनि यस्तो पनि लेखियो:

‘त्यसको काम अरु कसैले लैजाओस।’

भजनसंग्रह 109:8

21-22 “यसैकारण अब अर्को मानिस हामीसँग सम्मिलित होस र येशू पुनरुत्थान हुनु भएको गवाही बनेस। यो मानिस हाम्रै टोलीको हुनुपर्छ जो प्रभु येशूको जीवनकाल भरि हामीसँग रहेको हुनु पर्दछ। यो मानिस यहन्नाले मानिसहरूलाई बस्मिमा दिएको दिनदेखि येशूको स्वर्ग-आरोहण भएको दिनसम्म हामीसँग रहेको हुनुपर्छ।”

23 प्रेरितहरूले दुईजना मानिसहरू टोलीको समक्ष राखे। एकजना यूसुफ बर्णबास थिए। जसलाई जस्तस पनि भनिन्थ्यो। अर्को मानिस मत्तियास थियो।

24-25 प्रेरितहरूले प्रार्थना गरे, “प्रभु, तपाईंले सबै को मनका कुराहरू जान्नु हुन्छ। हामीलाई देखाउनु होस यी दुईजना मध्ये कसलाई यो काम गराउन तपाईंले छान्नु भएको छ। यहूदाले त्यसलाई छाडे अनि तिनी वास्तवमा कहाँका थिए त्यही गए। प्रभु, हामीलाई देखाउनुहोस कि कुन मानिसले एक प्रेरितको स्थान लिनु पर्ने हो।”

26 प्रेरितहरूले दुई जनाबाट एकजना छान्नलाई चिन्ता गरे। चिन्तामा मत्तियासको नाउँ पर्यो। यसैकारणले अन्य एघारजना प्रेरितहरू सहित ऊ पनि एक प्रेरित हुन पुगे।

2

पवित्र आत्माको आगमन

- 1 जब पेन्तिकोसको* दिन आइपुग्यो, प्रेरितहरू सबै एकै ठाउँमा जम्मा भएका थिए।
- 2 अचानक स्वर्गबाट जोडले हुरी बतास चले जस्तै एउटा आवाजले तिनीहरू जुन कोठामा बसिरहेका थिए त्यस कोठालाई सम्पूर्ण प्रकारले ढाकियो।
- 3 तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो।
- 4 तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोलन थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो।
- 5 त्यसबेला यरूशलेममा केही धार्मिक यहूदीहरू बस्थे। तिनीहरू संसारको प्रत्येक राष्ट्रबाट आएका थिए।
- 6 तिनीहरू धेरै जसो आवाज सुने पछि आए। प्रेरितहरूले आ-आफना भाषामा बोलेको सुनेर तिनीहरू छक्क परे।
- 7 यी सबै यहूदीहरू यसमा आश्चर्य चकित भए। तिनीहरूले बुझेनन् कि कसरी प्रेरितहरू यस्तो गर्न सक्षम भए। तिनीहरूले भने, “हेर! यी मानिसहरू जो बोलिरहेका छन् तिनीहरू सबै गालीलबाट आएका हुन्।
- 8 तर हामी तिनीहरूले बोलेका शब्दहरू हाम्रो आफ्नै भाषामा सुनिरहेका छौं। यो कसरी सम्भव भयो? हामी विभिन्न ठाउँहरूबाट आएका हौं।
- 9 पार्थीया, मेदीया, एलाम, मेसोपोटामिया, यहूदिया, कपोदिसिया, पोन्टस, एशिया,
- 10 फ्रिगिया, प्याम्फिलिया, भिश्देश, साईरिन छेउको लिबिया, रोम
- 11 क्रेती र अरबीयाबाट। हामी कतिपय जन्मजात यहूदीहरू हौं अनि अरू कतिलाई यहूदी धर्ममा परिवर्तन गरिको छ। हामी ती विभिन्न देशहरूबाट आएका हौं। तर हामी ती मानिसहरूलाई हाम्रो आफ्नै भाषामा सुन्न सक्छौं। तिनीहरूले परमेश्वरको विषयमा भनेका सबै महान कुराहरू हामी बुझ्न सक्छौं।”
- 12 मानिसहरू सबै आश्चर्य चकित र अलमल्ल भए। तिनीहरूले आपसमा प्रश्न गरे, “यसको मतलब के हुन सक्थ्यो?”
- 13 तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिएर अनि माते।

पत्रुसको मानिसहरूलाई सम्बोधन

- 14 त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसंग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यू-भाइहरू र यरूशलेमका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु।
- 15 यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भरखर नौ मात्र बजेको छ।
- 16 आज यहाँ भइरहेका कुरा अगमवक्ता योएलले भनेका छन्:

17 ‘परमेश्वर भन्नुहुन्छ:

अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु।

तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्।

तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्।

तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्।

18 त्यसबेला, म मेरो सेवकहरू, पुस्र र स्रीहरूमाथि, मेरो आत्मा खन्याउनेछु,

अनि तिनीहरूले अगमवाणी गर्नेछन्।

19 म छक्कपर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु,

तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु।

त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।

20 घाम अन्धकारमय भई बढिलेने छ,

अनि जून रगत सरह रक्तिकम हुनेछ।

तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ।

21 अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’

योएल 2:28-32

22 “मेरो यहूदी दाज्यू-भाइहरू, यी शब्दहरूमा ध्यान देऊ: नासरतको बासिन्दा येशू विशिष्ट मानिस हुनुहुन्थ्यो। परमेश्वरले यो स्पष्ट रूपमा तिमीहरूलाई देखाउनु भयो। परमेश्वरले येशूको माध्यमद्वारा शक्तिशाली अनि आश्चर्यजनक कुराहरू गरेर यसलाई प्रमाण गर्नुभयो। तिमीहरू सबै जनाले यी कुराहरू देखेका छौं।

23 येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मार्यौं। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा कित्ता ठोक्यौं। तर परमेश्वरलाई यी सबै घटना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो।

24 येशूले मृत्युको पीडा खनु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो।

25 दाऊदले येशूको विषयमा यस्तो भनेका थिए:

‘सँधै मैले प्रभुलाई मेरो सम्मुख देखे,

मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ।

26 यसैले मेरो हृदय आनन्दित छ,

र मेरो मुख आनन्दसित बोल्दछ।

हो, मेरो शरीरले पनि आशामा भरौसा गर्नेछ,

27 किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन।

* 2:1: पेन्तिकोस यहूदीहरूको एक पर्व जो गर्हको फसल उठाउने समयमा मनाईन्छ, यो निस्तार चाड भन्दा पचासदिन पछि आउँछ। जसलाई “फसलको पर्व” पनि भनिन्छ।

तपाईंले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहन दिनुहुने छैन।

28 तिमीहरूले मलाई कसरी बाँच्न सिकायो,

तिमीहरू मेरो छेउमा आउनेछौं अनि मलाई आनन्दले भरिदिनेछौं।'

भजनसंग्रह 16:8-11

29 "मेरा दाज्यू-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसंग छ।

30 दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी।

31 यस्तो घटना हुन अनि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भने:

'उहाँलाई नरकमा छाडिएको थिएन।

उहाँको शरीर चिहानमा सडेन।'

32 यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्यूबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं।

33 यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौं अनि सुन्छौं।

34 दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैले भने:

'परमप्रभुले मेरो प्रभुलाई भन्नु भयो:

मेरो दाहिने तर्फ बस,

35 जबसम्म तिम्रो शत्रुहरू तिम्रो पाइताला मुनि राखिदैन।'

भजनसंग्रह 110:1

36 "यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छ: परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा कित्ता ठोक्थौं।"

37 जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पन्ध्र र अन्य प्रेरितहरूलाई सोधे, "हे भाइहरू हो, हामीले के गर्नु पर्छ?"

38 पन्ध्रले तिनीहरूलाई भने, "तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बलिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनेछौं।

39 यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैमा बोलाउनु हुन्छ।"

40 पन्ध्रले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, "उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।"

41 तब ती मानिसहरू जसले पन्ध्रका सन्देश माने, बलिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झण्डमा थपिए।

विश्वासीहरूको बाँढाई

42 ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे। तिनीहरू एकअर्कामा साझेदार भए। तिनीहरू एक साथ खँदि थिए अनि एक साथ प्रार्थना गर्दै थिए।

43 प्रेरितहरूले धेरै शक्तिपूर्ण र आश्चर्यपूर्ण कामहरू गरे। अनि प्रत्येक मानिसले आश्चर्य मिश्रित भय अनुभव गरे।

44 सबै विश्वासीहरू सँगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे।

45 विश्वासीहरूले आफ्नो जमीनहरू र आफ्नो जे जति सम्पत्तिहरू थिए, सबै बेचे अनि बेचेर पाएको पैसा हरेक मानिसको आवश्यकताको अनुपातमा बाँडे।

46 तिनीहरूको प्रत्येक दिन मन्दिर प्राङ्गणमा भेट हुन्थ्यो। तिनीहरू सबैको एउटै उद्देश्य थियो। तिनीहरू आनन्दित भए अनि इमान्दारी हृदय लिएर आफ्ना घरमा सँगै रोटी टुक्राए अनि खाए।

47 तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि सबै मानिसहरूले उनीहरूलाई मन पराउँथे। अधिक भन्दा अधिक मानिसहरूले संरक्षण पाए र प्रभुले तिनीहरूलाई विश्वासीहरूको हलमा सम्मिलित गरे।

3

पन्ध्रले एक लड्गडो मानिसलाई निको पार्दछन्।

1 एकदिन पन्ध्र र यहून्ना मन्दिर गए। त्यतिबेला अपराहको तीन बजेको थियो। यो दैनिक प्रार्थना गर्ने बेला थियो।

2 जब तिनीहरू मन्दिर प्राङ्गण तिर गईरहेका थिए, त्यहाँ एकजना मानिस थिए। जीवनभरि नै त्यो मानिस लड्गडो थियो। ऊ हिँड्न सक्तैन थियो, यसैले केही साथीहरूले उसलाई बोक्ने गर्थे र प्रत्येक दिन मन्दिरमा ल्याउने गर्थे। तिनीहरूले त्यो लड्गडो मानिसलाई मन्दिर बाहिर एउटा ढोकाको मध्ये छेउमा राखे जसलाई सुन्दर-द्वार भनिन्थ्यो। त्यहाँ त्यस मानिसले मन्दिर जाने मानिसहरूसँग पैसा मान्ने गर्थ्यो।

3 त्यसदिन त्यो मानिसले पन्ध्र र यहून्नालाई मन्दिरको प्राङ्गणभित्र गईरहेको देख्यो। उसले तिनीहरूसँग पैसा माग्यो।

4 पन्ध्र र यहून्नाले त्यस लड्गडो मानिसलाई एकटक आएर हेरे अनि पन्ध्रले भने, "हामीलाई हेर!"

5 त्यस मानिसले तिनीहरूबाट केही पाउने आशाले तिनीहरूलाई ध्यान लगाएर हेर्‍यो।

6 तर पन्ध्रले भने, "मसँग कुनै सुन अथवा चाँदी छैन, तर मसँग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक उठ र हिँड।"

7 त्यसपछि पन्ध्रले त्यस मानिसको दाहिने हात पक्केर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो।

8 त्यो मानिस उफ्रियो र जुरूक उभियो र हिँड्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू सँगै गयो। त्यो हिँड्दै, उफ्र्दै, परमेश्वरको स्तुति गाईरहेको थियो।

9-10 सबै मानिसहरूले उसलाई चिने कि त्यो मानिस लड्गडो थियो र उ प्रत्येक दिन मन्दिरको सुन्दरद्वारको सामु बसेर पैसा माग्दथ्यो। अब तिनीहरूले त्यही मानिसहरूलाई हिँड्दै र प्रभुको स्तुति गाउँदै गरेको देखे। मानिसहरू छक्क परे। तिनीहरूले यो कसरी हुन सक्थो भनेर बुझ्न सकेनन्।

पत्रुस मानिसहरू संग बोल्दछ

11 त्यो मानिसले पत्रुस र यहून्नालाई लगातर समाति राख्यो। सबै मानिसहरू चकित भएका थिए कारण त्यो लड्गडो मानिस निको भएको थियो। तिनीहरू पत्रुस र यहून्ना भएको सुनेमानको दलानामा दार्ये।

12 जब पत्रुसले यस्तो देखे, उनले मानिसहरूलाई भने, “मेरा यहूदी दाज्यू-भाइहरू हो! तिमीहरू किन यसमा अचम्म मानिरहेका छौ?” तिमीहरूले हामीलाई यस्तो प्रकारले हेरिरहेकाछौ कि मानौं, हामीले हाम्रो शक्ति र भक्तिले त्यो मानिसलाई हिँड्ने सामर्थ्य बनायौं।

13 होइन! यो परमेश्वरले गर्नु भएको हो! उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रू सबै पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। उहाँले उहाँका खास सेवक येशूलाई महिमित तुल्याउनु भयो जसलाई तिमीहरूले मार्न भनी सुमियौ। पिलातसले येशूलाई मुक्त गरिदिने निर्णय गरेका थिए। तर तिमीहरूले येशूलाई हामी चाहँदैनौ भन्यौ।

14 येशू पवित्र र असल हुनुहुन्थ्यो, तर तिमीहरूले भन्यौ तिमीहरू उहाँलाई चाँहदैनौ। तिमीहरूले येशूको सट्टामा ज्यानमारालाई छोडी मार्यौ।

15 अनि तिमीहरूले एक यस्तो मानिसलाई मार्यौ जो जीवन श्रोत हुनुहुन्छ! तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनु भयो। हामी त्यसको गवाही छौं-हामीले आफ्नै आँखाले देखेका हौं।

16 “येशूमा विश्वास रहेकै कारण यो मानिस अहिले निको भयो। यस्तो हुन गएको कारण चाहिँ हामी येशूको शक्तिमा पूर्ण विश्वास राख्दछौ। येशूमा विश्वास भएको कारणले यो मानिस निको भएको छ। तिमीहरूले उसलाई देख्छौ अनि तिमीहरूले उसलाई चिन्दौ।

17 “मेरा दाज्यू-भाइहरू, तिमीहरूले येशूलाई के-के गर्नु, म जान्दछु। तिमीहरूले आफैले बुझेनौ तिमीहरू के गरिरहेका थियौ, तिमीहरूका नेताहरूले पनि बुझेनन्।

18 परमेश्वरले सबै अगमवक्ताहरूको माध्यमद्वारा भनिसक्नु भएको थियो कि ख्रीष्ट पीडित हुनेछन् र मर्नेछन्। मैले तिमीहरूलाई भनेकोछ कसरी परमेश्वरले यी कुराहरू पूर्ण गर्नुभयो।

19 यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्ने पछि। परमेश्वर तर्फ फर्क अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ।

20 त्यसपछि प्रभुले तिमीहरूलाई आत्मिक विश्रामको समय दिनुहुनेछ। उहाँले येशूलाई पठानुहुनेछ, जसलाई उहाँले तिमीहरूका निम्ति ख्रीष्टको समा चुन्नु भएकोछ।

21 “तर येशू त्यसबेला सम्म स्वर्गमा बस्दै पछि, जब सम्म हरेक थोक फेरि व्यवस्थित हुँदैन। परमेश्वरले यस समयको विषयमा धेरै पहिल्यै उहाँको पवित्र अगमवक्ताद्वारा भनिसक्नु भएको थियो।

22 मोशाेले भन्नुभयो, ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एकजना अगमवक्ता दिनुहुनेछ। त्यो अगमवक्ता तिमीहरूका आफ्नै सम्प्रदायबाट आउनेछन्। ऊ म जस्तै हुनेछ। ती अगमवक्ताले भनेका सबै कुराहरू तिमीहरूले पालन गर्नु पर्नेछ।

23 यदि कुनै मानिसले त्यो अगमवक्ताको बनाई पालन गरेन भने उसलाई परमेश्वरको मानिसहरूबाट अलग गरिनु पर्छ अनि ध्वंस पारिनु पर्छ।’*
24 “शाम्एल र सबै अन्य अगमवक्ताहरू जो उनी पछि आए परमेश्वरको निम्ति बोले अनि तिनीहरूले यो समयको बारेमा भने।

25 तिमीहरूले अगमवक्ताहरूले जे भने ती ग्रहण गरिसकेकाछौ। तिमीहरूले परमेश्वर अनि तिमीहरूका पुर्खाहरू माझ भएको करार स्वीकार गरिसकेकाछौ। परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहामलाई भन्नुभयो, ‘पृथ्वीमा भएको सबै राष्ट्रहरू तिमीहरूका सन्तानद्वारा धन्य हुनेछ।’*
26 परमेश्वरले उहाँका खास सेवक पठाउनु भयो। उहाँले उनलाई पहिले तिमीहरूकहाँ नै पठाउनु भयो तिमीहरू प्रत्येकलाई दुष्ट पथबाट हटाएर आशीष दिनलाई परमेश्वरले येशूलाई पठाउनु भयो।”

4

यहूदी सभा समक्ष पत्रुस र यहून्ना

1 जब पत्रुस र यहून्ना मानिसहरूसंग बोलीरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखेख गर्नेहरूको कमान र केही सदुकीहरू थिए।

2 पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जानेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए।

3 यहूदी अगुवाहरूले पत्रुस र यहून्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यहून्नालाई अर्को दिन सम्म जेलमा राखे।

4 तर धेरै मानिसहरू ज-जसले पत्रुस र यहून्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरुषहरू विश्वासीहरूको हलमा थिए।

5 अर्को दिन यहूदी अगुवाहरू, बडा यहूदी अगुवाहरू र शास्त्रीहरू यस्सलेममा भेट्न गए।

6 प्रधान पूजाहारी हन्नास, कैयाफा, यहून्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानिसहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए।

7 तिनीहरूले पत्रुस र यहून्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लड्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यौ? के शक्तिले तिमीहरूले यो काम गर्यौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्नु?”

8 तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बडा अगुवाहरू:

9 तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लड्गडो मानिस कसरी निको भयो?

10 तिमीहरू सबै, यहूदी मानिसहरूले जान्नु कि यो लड्गडो मानिस नासतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले कसमा कित्ता ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लड्गडो थियो, तर अब ठीक छ। ऊ तिमीहरू सामु उभिन सामर्थ्य छ येशूको शक्तिले गर्दा।

11 येशू हुनुहुन्छ

‘यो ढुङ्गालाई तिमी डकमीहरूले कुनै महत्व नै दिनु,)

तर यो बुझ्ना मूल-बुझ्ना हुनगएको छ।'

भजनसंग्रह 118:22

12 येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाउन सक्छौं।"

13 यहूदी अगुवाहरूले जाने कि पन्ध्रस र यहून्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पन्ध्रस र यहून्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पन्ध्रस र यहून्ना येशूसँगै रहन्थे भनेर थाहा पाए।

14 तिनीहरूले त्यो लड्गुडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विस्वद्ध केही उत्तर दिन सकेनन्।

15 यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे।

16 तिनीहरूले भने, "हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आश्चर्यकर्म गरेका छन्। यो छलछद्म छ। हामी यसलाई सत्य होइन भन्न सक्तौं।"

17 तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेतावनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।"

18 यसर्थ यहूदी अगुवाहरूले पन्ध्रस र यहून्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे।

19 तर पन्ध्रस अनि यहून्नाले उत्तर दिए, "परमेश्वर समक्ष के सही छ? तिमीलाई सुनु कि परमेश्वरलाई? तिमीहरू आफै निर्णय गर।

20 हामी चुपचाप बस् सक्तौं। हामीले जे-जे सुन्यौं र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।"

21-22 यहूदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन् किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए। यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी चालीस वर्षभन्दा ज्यादा उमेर पुगेका थिए यसैकारणले यहूदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए।

पन्ध्रस र यहून्ना विश्वासीहरूकहाँ फर्किए

23 पन्ध्रस र यहून्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हलतिर गए। तिनीहरूले आफ्ना हललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए।

24 जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, "हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो।

25 हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखे:

'किन संसारका मानिसहरू परमेश्वरको विस्वद्ध योजनाहरू तयार पार्छन्? यी सबै आशाहिन छन्।

26 'पृथ्वीका राजाहरू र शासकहरू,

परमप्रभु र उहाँका ख्रीष्ट विस्वद्ध लडाँई लड्न एक ठाँउमा भेला भए।'

भजनसंग्रह 2:1-2

27 यी कुराहरू सौँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विस्वद्धमा यरूशलेममा एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियो।

28 यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए।

29 अनि, अब, सुन्नुहोस परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्। परमप्रभु, हामी तपाईंको सेवकहरू हौं। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस जुन तपाईं हामीद्वारा साहससंग भनिएको चाहनु हुन्छ।

30 प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्कारहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस।"

31 विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।

विश्वासीहरूको अंश

32 विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए।

33 प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसंग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो।

34 तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। ज-जसका आफ्ना जमीन र घरहरू थिए पैसाको निम्ति बेची दिए।

35 तिनीहरूले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। त्यसपछि हरेकलाई उसको आवश्यकता अनुसार को चीजहरू दिइए।

36 विश्वासीहरू मध्ये एकजनाको नाउँ यूसुफ थियो। प्रेरितहरूले तिनलाई बर्णाबास भन्दथे। बर्णाबास नाउँको अर्थ हुन्छ "मानिस जसले अरूलाई सहयोग गर्छ।" उनी साइप्रस देशका एकजना लेवी थिए।

37 यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए।

5

हननिया र सफरीा

1 हननिया नाँउ भएको एक मानिस थिए। उनकी स्वासीकीको नाउँ सफरीा थियो। हननियाले केही सम्पत्ति बेचे।

2 तर उनले बेचेर पाएको पैसाको केही अंश मात्र प्रेरितहरूलाई दिए। उनले बचेको पैसाको केही अंश आफ्नो लागि राखे। उनकी स्वासीलाई त्यो कुरा थाहा थियो तर ऊ पनि सहमत थिए।

3 पन्ध्रसे भने, "हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियो? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौं। तिमीले तिप्रो जमीन बेच्यौं, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौं?

4 जमीन बेचन अगाडी, त्यो तिम्ब्रो थियो। अनि त्यो बेची सेकपछि पनि, तिमी त्यो पैसा तिमीले चाहेको कुरामा चलाउन सक्थ्यौ। यस्तो नराम्रो काम गर्ने विचार तिम्ब्रो मनमा किन आयो? तिमीले परमेस्वरलाई ढोँढ्यौ हामी मानिसलाई होइन।”

5-6 जब हननियाले त्यस्तो सुने, उनी लडे र मरिहाले। केही युवाहरू आए अनि उनको शरीर ढाकिए। त्यसपछि उनको लाश बाहिर निकालेर गाडिदिए। अनि प्रत्येक मानिसले त्यस्तो घटनाको विषयमा सुनेपछि भयभीत बने।

7 प्रायः तीन घण्टा पछि तिनकी स्वामी सफरीा भित्र आई। उसलाई आफ्नो लोभे प्रति त्यस्तो घटना घट्न गएको थाहा थिएन।

8 पत्रुसले उसलाई भन्यो, “जमीन बेचेर तिमीले कति पैसा पायौ, मलाई भन। यति पैसामै तिमीले जमीन बेच्यौ?”

सफरीाले उत्तर दिइ, “हो, हामीले जमीन बेचेर पाएको पैसा त्यति नै हो।”

9 पत्रुसले भन्यो, “किन तिमी र तिम्ब्रो लोभे प्रभुको आत्मा जाँचन सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खर तिम्ब्रो लोभेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।”

10 त्यति नै बेला सफरीा उसको खुट्टामा लडी र प्राण त्यागि। ती युवाहरू आए अनि उसलाई मरिसकेको भेट्टाए। तिनीहरूले उसलाई त्यसरी नै बाहिर लगे अनि उसलाई उसको लोभकै छेउमा गाडिदिए।

11 जमीन विचारीहरू र अन्य मानिसहरूले ती घटनाहरू सुनेपछि सबै भयग्रस्त भए।

प्रभुका प्रमाणहरू

12 प्रेरितहरूले मानिसहरू माझ अनेक चमत्कारहरू अनि आश्चर्यमय कार्यहरू गरे। प्रेरितहरू एकैसाथ सुलेमानको दलानमा थिए। तिनीहरू सबैको एउटै उद्देश्य थियो।

13 कसैले पनि प्रेरितहरूसँग सामेल हुने आँट गरेनन तर सबै मानिसहरूले प्रेरितहरूको विषयमा राम्रै कुरा गरे।

14 अनि धेरै मानिसहरू, पुरुषहरू र स्त्रीहरूले प्रभुमा विश्वास गरे अनि विश्वासीहरूको टोलीमा सामेल भए।

15 यसकारण तिनीहरूले बिमारी मानिसहरूलाई गल्तीहरूमा ल्याए। पत्रुस आइरहेकाछन् भन्ने मानिसहरूले सुनेका थिए। यसैले तिनीहरूले बिमारीहरूलाई ओख्यान अनि चट्टाइहरूमा राखे। किनभने तिनीहरूले सोचे यदि पत्रुसको छाया सम्म पनि बिमारीहरूमा पर्यो भने ती बिमारीहरूलाई निको हुन यथेष्ट हुनेछ।

16 मानिसहरू यस्त्रालेका वरिपरिका शहरहरूबाट आएका थिए। तिनीहरूले बिमारीहरू र साथै तिनीहरूलाई पनि ल्याए जसलाई दुष्ट आत्माको सताएको थियो। तिनीहरू सबै निको भए।

यह्दीहरूले प्रेरितहरूलाई रोक्ने प्रयास

17 प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इष्याले भए।

18 तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुने।

19 तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिएर अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने,

20 “जाऊ र मन्दिर प्राङ्गणमा उभिनु अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु।”

21 जब प्रेरितहरूले यो सुने, तिनीहरू मन्दिर प्राङ्गणमा विहाने गए अनि सिकाउन शुरू गरे।

प्रमुख पूजाहारी र उनका साथीहरू आई पुगे। तिनीहरूले यह्दी मानिसका समस्त अगुवाहरू सहित सभाघरमा सभा डाके। तिनीहरूले प्रेरितहरूलाई कैदखानाबाट ल्याउन भनी केही मानिसहरू पठाए।

22 जब तिनीहरू जेल गए तिनीहरूले प्रेरितहरूलाई पाउन सकेनन। तब तिनीहरू फर्केर आए अनि यस विषयमा यह्दी अगुवाहरूलाई बताए।

23 तिनीहरूले भने, “जेल बन्द र सुरक्षित रूपले ताल्चा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्थौं, जेल खाली थियो।”

24 मन्दिरका प्रहरीका कप्तान र मुख्य पूजाहारीहरूले त्यो सुने। तिनीहरू अन्योलमा परे। तिनीहरू यसबारेमा आश्चर्यचकित भए अनि भने, “यसको परिणाम अब के हुने हो?”

25 तब अर्को मानिस आयो र तिनीहरूलाई भन्यो, “ध्यान दिनुहोस्! जसलाई तपाईंहरूले जेलमा हाल्नुभएको थियो तिनीहरू मन्दिरको प्राङ्गणमा उभिरहेका छन्। तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”

26 त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बलजपती गरेनन, किनभने तिनीहरू जनतासंग डराउँथे। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हान्नेछन्।

27 सिपाहीहरूले प्रेरितहरूलाई यह्दी सभामा ल्याए अनि यह्दी अगुवाहरू समक्ष उभ्याए। प्रधान पूजाहारीले सोध खोज गरे।

28 उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यस्त्राले नै तिमीहरूको शिक्षाले भरिदियो। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहराउन कोशिश गरिरहेछौं।”

29 पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेस्वरलाई मान्नु पर्छ।

30 तिमीहरूले येशूलाई मार्यौं। तिमीहरूले उहाँलाई क्रूसमा झण्ड्यायौ। तर परमेस्वरले जो हाम्रा पुर्खाहरूका परमेस्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो।

31 येशूलाई परमेस्वरले अगुवा अनि मुक्ति दाताको रूपमा आफ्ना दाहिने तर्फ उठाउनु भयो। परमेस्वरले यसो गर्नुभयो ताकि सबै यह्दीहरूले आफ्ना हृदय र जीवन परिवर्तन गर्न सक्नुन अनि पापहरूका निम्ति उहाँबाट क्षमा प्राप्त गर्न सक्नुन।

32 हामी यी कुराका गवाही छौं। अनि पवित्र आत्मा पनि जो परमेस्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।”

33 यह्दी नेताहरू यी कुरा सुनेपछि रिसले चूर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे।

34 फरिसीहरू मध्ये एकजना त्यस सभामा जुस्वक उठे, उसको नाउँ गमलिलिए थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने।

35 त्यसपछि उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, यी मानिसहरू प्रति तपाईंहरूले जे गर्न योजना गर्नु हुँदछ त्यसमा सावधान हुनु होस्।

36 याद गर केही समय अघि के भएको थियो जब ध्युदास प्रकट भयो? तिनले आफू मुख्य मानिस भएको दावी गरे। झण्डै चार सय मानिसहरूले उनलाई साथ दिए। तर उसलाई मारियो। उसको चेलाहरू छरपष्ट भए अनि आन्दोलन त्यसै शेष भयो।

- 37 त्यसपछि गालीलवासी यहदा नाउँ भएको एकजना मानिस आए। यो जन्मगणनाको समय थियो। उसले केही मानिसहरूलाई आफूपछि लाग्न पनि लगाए र अगुवाई गरे। ऊ पनि मारिए। अनि तिनका पछि लाग्नेहरू छरपष्ट भए।
- 38 यसर्थ अब म तिमीहरूलाई भनिरहेछु: ती मानिसहरूबाट टाढ रहौ। तिनीहरूलाई एकैत्तै छाडिदेऊ। यदि तिनीहरूको योजना मानिसहरूबाट अथवा जे तिनीहरूले गरिरहेका छन् त्यो मानिसहरूबाट हो भने यो असफल हुनेछ।
- 39 तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौ। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाँई भएर समाप्त होला।”
- गमलिप्लले भनेको कुरामा यहदी अगुवाहरू सहमत भए।
- 40 तिनीहरूले प्रेरितहरूलाई फेरि बोलाए। तिनीहरूले तिनीहरूलाई कुट-पिट गरे अनि येशूको विषयमा मानिसहरूलाई केही अझ अरु नबताउनु भने। त्यसपछि तिनीहरूले तिनीहरूलाई छाडी दिए।
- 41 प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए।
- 42 तिनीहरूले मानिसहरूलाई शिक्षा दिन छाडेनन् अनि “येशू” नै “खुडीछ” हुनुहुन्छ भन्ने सुसमाचार मानिसहरूलाई भन्नु छाडेनन्। तिनीहरूले प्रत्येक दिन मन्दिरमा, घर-घरमा त्यसरी नै प्रचार गरे।

6

विशेष कामको लागि सातजना चुनिए

- 1 धेरै भन्दा धेरै मानिसहरू येशूका चेला हुन थाले। तर त्यही अवधिमा, ग्रीक-भाषी चेलाहरूले यहदी भाषी चेलाहरूको विरुद्ध नालिस गरे। तिनीहरूले दावी गरे कि तिनीहरूका विधवाहरूले दैनिक वितरणमा ठीक भाग पाइरहेका छैनन्।
- 2 यसर्थ बाइजना प्रेरितहरूले ती सबै समूहका चेलाहरूलाई एक साथ बोलाए, र तिनीहरूलाई भने, “हामीले आहार वितरणमा सहायता गर्नका निम्ति परमेश्वरको वचन सिकाउने काम लत्याएका छौ तर यो हाम्रो निम्ति उचित होइन।
- 3 यसैले दाज्य-भाइहरू हो, तिमीहरूबाटै सात जना मानिसहरू चुन। तिनीहरू सबै पुरुष जाति हुनपर्छ जसको बारेमा मानिसहरूले ती असल छन् भन्नु। तिनीहरू जो चुनिन्छन् ज्ञान अनि पवित्र-आत्माको परिपूर्ण भएका हुनपर्छ। हामी तिनीहरूलाई यो काम गर्न नियुक्त गर्नेछौ।
- 4 यसप्रकारले हामी हाम्रो समय प्रार्थना गर्नमा र परमेश्वरको वचन प्रचार गर्नमा लगाउन समर्थ हुनेछौ।”
- 5 चेलाहरूका जम्मे टोलीले त्यस्तो विचार मन पराए। तब तिनीहरूले यी सातजना मानिसहरू छाने: स्तिफनस (विश्वसपूर्ण र पवित्र आत्माले परिपूर्ण भएको मानिस) फिलिप, प्रखुरस, निकनोर, तीमोन, पर्मिनास र निकोलस एन्टिओकको, जो पहिले यहदी भएका थिए।
- 6 त्यसपछि तिनीहरूले यिनीहरूलाई लगे अनि प्रेरितहरूकहाँ उपस्थित गराए। तिनीहरूले प्रार्थना गरे अनि आफ्ना हातहरू ती मानिसहरूमाथि राखे।
- 7 परमेश्वरको वचन धेरै मानिसहरूकहाँ पुग्यो थियो। यसैलेमा चेलाहरूको संख्या बढ्दै गइरहेको थियो धेरै यहदी पूजाहारीहरू पनि यस विश्वासका चेला बने।

स्तिफनसको विरुद्ध यहदीहरू

- 8 स्तिफनस एक अनुग्रही अनि शक्तिशाली मानिसले मानिसहरू माझ अश्रुचर्मय कुराहरू अनि चमत्कार गरे।
- 9 तर कतिपय यहदीहरू आए अनि स्तिफनससँग तर्क गरे। यी यहदीहरू स्वाधीन सभाघरबाट आएका थिए। यी यहदीहरू साइरिनीबाट आएका थिए। अलेक्जेन्ड्रिया अनि सिलिसिया अनि एशियाका थिए। तिनीहरूले स्तिफनससँग बहस गरे।
- 10 तर आत्माले स्तिफनलाई बुद्धिमानीसँग बोल्न सघाइरहेको थियो। यसर्थ यहदीहरूले तिनीसित बहस गर्न सकेनन्।
- 11 तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।”
- 12 यस्तो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रुद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहदी सभाघरमा यहदीहरूका सभामा उपस्थित गराए।
- 13 तिनीहरूले केही झूटा गवाहीहरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरुद्ध बोल्छ।
- 14 नासरतका येशूले यो ठाउँ ध्वंस पार्नु हुनेछ अनि मोशाको हामीलाई दिनुभएको दस्तुरहरू बर्दिलिदिनु हुनेछ भनी यो मानिसले भनेको सुनेकाछौ।”
- 15 सभामा बसिरहेका सबै मानिसहरूले स्तिफनसलाई आँखा गाडेर हेरे। उनको अनुहार स्वर्गात् जस्तो देखिन्थ्यो, हरेकले त्यो देख्यो।

7

स्तिफनसको भाषण

- 1 प्रधान पूजाहारीले स्तिफनसलाई भने, “के यी कुराहरू सत्य हुन्?”
- 2 स्तिफनसले उत्तर दिए, “मेरा यहदी पिताहरू र दाज्य-भाइहरू, मलाई ध्यानसित सुन। हाम्रा पुर्वा अब्राहाम समक्ष महिमामय परमेश्वर प्रकट हुनुभयो। अब्राहाम त्यसबेला मेसोपोटामियामा थिए। यो उहाँ हारानमा रहनु भन्दा पहिलेको कुरा हो।
- 3 परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘तिम्रो देश र त्यहाँका तिम्ना मानिसहरूलाई छोड अनि त्यो देशमा जाऊ, म तिमीलाई देखाउने छु।’
- 4 “यसैले अब्राहामले कल्दी देश छोडे अनि हारानमा बस गए। अब्राहामको पितृकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ।
- 5 तर उहाँले अब्राहामलाई त्यो जमीनको कुनै टुक्रा आफ्नो बनाउन दिनुभएन, खालि यसको एक फुट मात्र पनि दिनुभए। तर तिनले प्रतिज्ञा गरे कि भविष्यमा त्यो जमीन उसको अनि उसको उत्तरधिकारीको हुनेछ। यद्यपि त्यस बेला अब्राहामको कुनै सन्तान थिएन।
- 6 “परमेश्वरले उनलाई भन्नुभयो, ‘तिम्रो सन्तानहरूले यो ठाउँमा बस्यो पर्नेछ। त्यहाँका मानिसहरूले तिनीहरूलाई दास बनाउने छन् र चार सय वर्ष सम्म कुच्यवाहार गरेर राख्नेछन्।
- 7 तर म त्यो राष्ट्रलाई दण्ड दिनेछु जुन राष्ट्रले तिनीहरूलाई दास बनाउनेछ।’ परमेश्वरले यो पनि भन्नुभयो, ‘तब तिम्ना मानिसहरू त्यस देशबाट निस्कि आउनेछन् अनि तिनीहरूले यस ठाउँमा मलाई आराधना गर्नेछन्।’
- 8 “परमेश्वरले अब्राहामसँग एक करार बाँध्नु भयो; यस करारको संकेत खतना थियो। यसर्थ जब अब्राहामको छोरो भयो, त्यो आठ दिनको पुग्दा उनले खतना गरिदिए। उनको छोरोको नाउँ इसहाक थियो। पछि उसले आफ्नो छोरो याकूबको पनि खतना गरे पछि याकूबले आफ्ना छोराहरूलाई त्यसै गरे। ती छोराहरू पछि बाइजना पिताहरू भए।
- 9 “त्यसपछि ती पिताहरू यसुफसँग डाह गर्न भए। यसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यसुफसँग परमेश्वर हुनुहुन्थ्यो।

10 यूसुफले धेरै दुःख-कष्टहरू सामना गर्नु पर्यो, तर परमेश्वरले उनलाई ती सबै दुःख-कष्टहरूबाट बचाउनु भयो। फिरऊन मिश्रदेशका राजा थिए। उहाँले यूसुफलाई मनपराउनु भयो अनि आदर पनि गर्नु भयो किनभने यूसुफमा परमेश्वरबाट पाएको ज्ञान थियो। उसले यूसुफलाई मिश्र देशका राज्यपाल बनाए अनि तिनलाई उहाँको घरका सम्पूर्ण मानिसहरूमाथि शासन गर्ने अधिकार दिए।

11 तर सम्पूर्ण मिश्रदेश र कनानमा अनिकाल लागेको थियो। यसले मानिसहरूलाई अत्यन्त यातना भोगायो। हाम्रा पुर्खाहरूले खाने-कुरा केही पाउन सकेनन्।

12 “तर याकूबले त्यहाँ मिश्रदेशको गोदामहरूमा अन्नको राश छ भनेर थाहा पाए। यसकारण उनले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए। तिनीहरूको त्यो प्रथम मिश्रदेश यात्रा थियो।

13 पछिबाट तिनीहरू त्यहाँ दोस्रो पल्ट गए। त्यसबेला यूसुफले आफ्ना भाइहरूलाई ऊ को हो बताए। अनि फिरऊनले यूसुफको परिवारको विषयमा जान्न पाए।

14 तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)।

15 यसकारण याकूब मिश्र देश आए। याकूब र हाम्रा पुर्खाहरू नमस्जेल सम्म त्यहाँ बसे।

16 त्यसपछि तिनीहरूका शरीरहरू शकेमा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। त्यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो।

17 “मिश्र देशमा यहूदीहरूको संख्या बढेर गयो। त्यहाँ अधिक भन्दा अधिक हाम्रा मानिसहरू उपस्थित थिए। परमेश्वरले अब्राहमलाई दिनु भएको वचन पूरा हुने समय नजिक आइरहेको थियो।

18 त्यसपछि एक अर्को राजाले मिश्र देशमा शासन गर्न थाल्यो। उसले यूसुफको विषयमा केही पनि जानेन।

19 ती राजाले हाम्रो मानिसहरूलाई हानी पुर्याउन धूर्त तरिकाहरू प्रयोग गरे। उनले तिनीहरूको भर्खर जन्मेका नानीहरू मरोस भनी बाहिर राख्न बाध्य गराए।

20 “यो त्यसबेलाको कुरा हो जब बालक मोशा जन्मेका थिए। ती एउटा खूबै सुन्दर अनि परमेश्वरलाई खुशी पार्ने बालक थिए। उनलाई तीन महीना सम्म आफ्नो पिताको घरमा पाले।

21 जब तिनीहरूले मोशालाई बाहिर निकाले, फिरऊनकी छोरीले तिनलाई आफ्नै छोरो सरह स्याहार-सूसार गरिन्।

22 मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए।

23 “जब मोशा चालीस वर्षका भए, उनको आफ्ना यहूदी दाज्यू-भाइहरूलाई भेट्ने निर्णय लिए।

24 मोशाले एक यहूदीलाई मिश्रदेशवासीले नराम्रो व्यवहार गरेको देखे। यसर्थ तिनी त्यो यहूदीको रक्षा गर्न गए अनि त्यो मिश्र देशीलाई मारे जसले यहूदीमाथि कुव्यवहार गरिरहेको थियो।

25 परमेश्वरले उनलाई उनीहरूकै बचाऊको लागि प्रयोग गरिरहनु भएको तिनको यहूदी भाइहरूले बुझलान् भन्ने मोशाले सोचे। तर तिनीहरूले त्यो बुझेनन्।

26 “अर्को दिन मोशाले दुइ यहूदीहरूलाई आपसमा झगडा गरेको देखे। उनले तिनीहरूलाई शान्त गराउन खोजे। उनले भने, ‘ए मानिस हो! तिमीहरू दाज्यू-भाइहरू हो! किन तिमीहरू एकाको प्रति नराम्रो व्यवहार गरिरहेकाछौ?’

27 जुन मानिसले अर्को मानिससित कुव्यवहार गर्दथ्यो त्यसले मोशालाई घचेस्यो अनि भन्यो, ‘कसले तिमीलाई हाम्रो शासक अनि न्यायकर्ता बनायो?’

28 जसरी तिमीले हिजो मिश्र देशवासीलाई मार्थो त्यसरी नै मलाई मार्छौ?’*[☆]

29 जब मोशाले त्यस्तो सुने तिनले मिश्रदेश छोडे। उनी मिघानको देशमा नौला मानिस जस्तै बस्न थाले अनि त्यही उनका दुइ छोराहरू भए।

30 “चालिस वर्ष पछि मोशा सानि पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे।

31 जब मोशाले यस्तो देखे, उनी अचम्मित भए। जब उनी नियालेर हेर्न नजिक गए, मोशाले परमप्रभुको आवाजले भन्दै गरेको सुने।

32 परमप्रभुले उनलाई भन्नुभयो, ‘म तिम्रा पिताहरूको परमेश्वर, अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर, याकूबका परमेश्वर हूँ।’*[☆] मोशा डरले काम थाले। उनलाई त्यस बल्लै गरेको पोथ्रामा हेर्ने साहस भएन।

33 “परमप्रभुले उनलाई भन्नुभयो, ‘तिम्रा जुताहरू खोल, किनभने जुन ठाउँमा तिमी उभिरहेकाछौ त्यो पवित्र ठाउँ हो।

34 मैले मेरा मानिसहरूलाई मिश्र देशमा अत्यन्तै कष्ट पार्इहेको देखेँ। मैले तिनीहरूको विलाप सुने। म तिनीहरूलाई बचाउन तल झरेँ। अब आऊ, म तिमीलाई मिश्र देश पठाउँछु।’*[☆]

35 “यो मोशा त्यही मानिस थिए जसलाई यहूदीहरूले चाहिँदैन भनेका थिए। तिनीहरूले उनलाई भनेका थिए, ‘कसले तिमीलाई हाम्रो शासक र न्यायकर्ता बनायो?’ त्यही मानिसलाई परमेश्वरले शासक र उद्धारकको रूपमा पठाउनु भएको थियो। परमेश्वरले मोशालाई स्वर्गदूतको माध्यम पठाउनु भएको थियो जो जल्दै गरेको पोथ्रामा उनी अघि देखापरेको थियो।

36 तब मोशाले मानिसहरूका अगुवाई गरे। उनले आन्ध्रयमय कुराहरू अनि चमत्कारहरू मिश्र देशमा लाल सागरमा अनि मरूभूमिमा चालीस वर्ष सम्म गरे।

37 “उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।’

38 उनी त्यही मोशा हुन जो यहूदीहरूकै जमघटमा एकत्रित भएर मरूभूमिमा सगो थिए। तिनी त्यो स्वर्गदूतसंग जो सानि पर्वतमा तिनीसित बोले अनि तिनी हाम्रा पुर्खाहरूसंग थिए। मोशाले परमेश्वरबाट आदेशहरू प्राप्त गरे जसले जीवन दिन्छ। मोशाले हामीलाई ती आदेशहरू दिए।

39 “तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहैनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे।

40 हाम्रा पुर्खाहरूले हासन्लाई भने, ‘मोशाले हामीलाई मिश्र देश बाहिर निकालेर ल्याए। तर उनलाई के भयो हामी जान्दैनौ। हाम्रा निम्ति केही देवताहरू सृष्टि गरिदेऊ जो हाम्रो अघि जानेछन् अनि हामीलाई अगुवाई गर्नेछन्।’*[☆]

41 यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए।

42 तर परमेश्वरले तिनीहरूबाट टाढा जानु भयो अनि तिनीहरूलाई आकाशको झट्टो देवताहरूको पूजा गर्न छाडिदिनु भयो। अगमवक्ताहरूका पुस्तकमा लेखिए जस्तै यो घट्यो:

* 7:28: प्रस्थान 2:14 बाट उद्धृत गरिएको।

* 7:32: प्रस्थान 3:6 बाट उद्धृत गरिएको।

* 7:34: प्रस्थान 3:5-10 बाट उद्धृत गरिएको।

* 7:40: प्रस्थान 32:1

बाट उद्धृत गरिएको।

‘तिमी यहूदीहरूले चालीस वर्षसम्म यो मरुभूमिमा मेरा निम्ति पशु-बलि अनि भेटीहरू अर्पण गरेनौं;

43 तिमीहरूले तिनीहरूसित मोलेकको पाल

अनि तिम्नो देवता रिफमका तारा ल्यायौ।

तिनीहरू मुर्तिहरू थिए जो तिमीहरूले पुज्जलाई बनायौ।

ती मुर्तिहरू थिए जसलाई आराधनाका निम्ति बनाइएको थियो।

यसैकारण म तिमीहरूलाई बेबिलोन देखि निक्कै टाढा पठाउनेछु।’

आमोस 5:25-27

44 “हाम्रा पुर्खाहरूसँग मरुभूमिमा पवित्र मण्डप थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए।

45 तब यहोशूले हाम्रा पुर्खाहरूलाई अरु राष्ट्रहरूको जमीन हत्याउनुमा अगुवाइ गरे। हाम्रा मानिस जमीनभित्र पसे अनि परमेश्वरले अन्य राष्ट्रहरूलाई बाहिर खेदु भयो। जब हाम्रा मानिसहरू त्यस नयाँ जमीनमा गए, तिनीहरूले आफूसित त्यही मण्डप लगेर गए। हाम्रा मानिसहरूले त्यो मण्डप आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका थिए, अनि तिनीहरूले त्यसलाई दाऊदको समय सम्म जोगाएर राखे।

46 परमेश्वर दाऊदसँग अत्यन्त खुशी हुनुभयो। दाऊदले परमेश्वरलाई याकुबको परमेश्वरका निम्ति भवन निर्माण गर्न दिनुहोस भनी परमेश्वरलाई आग्रह गरे।

47 तर सुलेमान (दाऊद का पुत्र) एक मानिस थिए जसले उहाँको लागि मन्दिर निर्माण गरे।

48 “तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन:

49 ‘परमप्रभु भन्नुहुन्छ,

स्वर्ग मेरो सिंहासन हो।

पृथ्वी त्यो ठाउँ हो जहाँ मेरा खुट्टाहरू आराम गर्छन।

कस्तो प्रकारको घर तिमी मेरो लागि बनाउन सक्छौ?

मैले आराम गर्न सक्ने स्थान त्यहाँ कहाँ छ?

50 के मेरा हातहरूले यी सबै कुराहरू बनाएको होइन?’ ”

यशैया 66:1-2

51 तब स्तिफनसले भने, “तिमी अट्रेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माको तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैं विरोध गर्छौ। तिम्नो पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।

52 तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्नु अनि उहाँलाई मार्नु।

53 तिमीहरू त्यही मानिसहरू हौ जसले स्वर्गका दूतहरूले दिएको मोशाको व्यवस्थालाई ग्रहण गर्नु तर पालन गरेनौ।”

स्तिफनस मारियो

54 जब यहूदी नेताहरूले यी कुरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरुद्ध दाहा किटन थाले।

55 तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले येशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे।

56 स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु।”

57 तुरुन्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे।

58 तिनीहरूले उनलाई शहर बाहिर फर्काए अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू ज-जसले स्तिफनसको विरुद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउंको एक युवकलाई दिए।

59 अनि त्यसपछि तिनीहरूले स्तिफनस माथि ढुङ्गा हान्न शुरू गरे। तर स्तिफनस प्रार्थना गरिरहेका थिए। उनले भने, “प्रभु येशू, मेरो आत्मा ग्रहण गर्नुहोस!”

60 तब उनले घुँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस!” यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।

8

1-3 शावलले स्तिफनसलाई मार्न आफ्नो सहमती दिए।केही भक्त-जनहरूले स्तिफनसलाई गाडे। तिनीहरूले उनको निम्ति शोक गरे।

विश्वासीहरूलाई सताइ

त्यही दिनदेखि यहूदीहरूले यरूशलेममा विश्वासीहरूलाई खुबै यातना दिन थाले। शावलले पनि मण्डली ध्वंस गर्ने प्रयास गरिरहेका थिए। ऊ तिनीहरूको घरमा गए। उसले फुस्र र झीहरूलाई समाते, तान्दै बाहिर निकाले अनि जेलमा थुने। सम्पूर्ण विश्वासीहरूले यरूशलेम छोडेर गए। त्यहाँ प्रेरितहरू मात्र बसे। विश्वासीहरू यहूदीया र सामरिया भरि फैलिएका थिए।

4 विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए।

फिलिपले सामरियामा प्रचार गर्दछ

5 फिलिप सामरिया शहरमा गए अनि खीष्टको विषयमा प्रचार गरे।

6 मानिसहरूले त्यहाँ फिलिपले चमत्कारहरू गरेका सुने अनि देखे। फिलिपले भनेको कुराहरू मानिसहरूको भीडले एक मनले ध्यान लगाएर सुने।

7 धेरै जसो मानिसहरू दुष्ट आत्माहरूले भेटाएका थिए। तर दुष्ट आत्माहरू जोडले चिच्याएर मानिसहरूबाट बाहिर निस्के। पक्षाघात लागेको र लड्गडो मानिसहरू निको भए।

8 त्यही कारणले गर्दा त्यस शहरमा मानिसहरू अत्यन्त आनन्दित थिए।

9 तर त्यस शहरमा शिमोन नाउं गरेको एकजना मानिस थिए। फिलिप त्यहाँ आउन भन्दा अघि तिनी जादू गर्दै थिए अनि सामरियाका मानिसहरूलाई चकित पारेका थिए। शिमोनले घमण्ड साथ आफूलाई महान-मानिस दावी गर्थे।

10 निम्नस्तरका देखि अति प्रसूज मानिसहरूले शिमोन प्रति खूबै ध्यान दिए। तिनीहरूले भने, “यस मानिसकोमा ईश्वरीय शक्ति छ त्यसैलाई ‘महान शक्ति’ भनिन्छ।”

11 शिमोनले आफ्ना जादू-कलाद्वारा मानिसहरूलाई धेरै समयदेखि प्रभावित पारेका थिए अनि तिनीहरू उनका भक्त भएका थिए।

12 तर फिलिपले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार एवं येशू ख्रीष्टको नाउँको विषयमा बताइदिए। पुष्प-झीरु जसले विश्वास गरे तिनीहरूले बलिस्मा लिए।

13 शिमोन स्वयंले विश्वास गरे अनि बलिस्मा लिए। फिलिप एकदम नजिकमा बसे। उनले फिलिपले गरेका चमत्कारहरू अनि महान कार्यहरू देखे। शिमोन छक्क परे।

14 प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यहून्नालाई सामरिया पठाए।

15 जब तिनीहरू सामरिया पुगे, तिनीहरूले सामरियाका विश्वासीहरूले पवित्र-आत्मा पावोस् भनेर प्रार्थना गरे।

16 ती मानिसहरू प्रभु येशूको नाउँमा बलिस्मा भएका थिए, तर पवित्र-आत्मा तिनीहरू कसैमाथि पनि आइपुगेको थिएन। यही कारणले गर्दा पत्रुस र यहून्नाले प्रार्थना गरे।

17 तब ती प्रेरितहरूले तिनीहरूका हात मानिसहरूमा राखी दिए तब तिनीहरूले पवित्र-आत्मा प्राप्त गरे।

18 प्रेरितहरूले मानिसहरूलाई हात राखिदिदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउंदै।

19 अनि भने, “यो शक्ति मलाई पनि दिनुहोस् ताकि जब मैले कसैमाथि हात राख्दा उसले पवित्र आत्मा प्राप्त गरोस्।”

20 पत्रुसले तिनलाई भने, “तिमी र तिमी पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमिले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ।

21 यस काममा हामीसंग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन।

22 तिम्रो हृदय बदली गर अनि यी कुकर्माहरूदेखि टाढो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ।

23 किनभने तिमि कट्टा इष्याले भरिएको अनि पापको अधीनमा भएको म देख्छु।”

24 शिमोनले जवाफ दिए, “तिमीहरूले मेरो लागि प्रभुलाई प्रार्थना गरिदेऊ। प्रार्थना गरिदेऊ कि तिमीहरूले भनेका कुनै पनि कुरा म माथि नघटोस्।”

25 त्यसपछि, ती दुई प्रेरितहरूले आफ्नो गवाही दिए अनि प्रभुको सन्देश सुनाए। त्यसपछि तिनीहरू यरूशलेम फर्के। तिनीहरू जाँदा हुँदा सामरियाका धेरै शहरहरू भएर गए अनि जता-जता पस्दै गए। त्यतातिर मानिसहरूलाई सुसमाचार प्रचार गरे।

एथियोपियावासीलाई फिलिपले शिक्षा दिए

26 परमेश्वरको एकजना दूतले फिलिपलाई भने, “झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ। यरूशलेमदेखि गाजातर्फ जाने बाटो जाऊ- त्यो बाटो मरुभूमि भएर जान्छ।”

27 यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दर्कीको दूला अधिकारी थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए।

28 अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।

29 आत्माले फिलिपलाई भने, “त्यस रथमा जाऊ र त्यसको छेउमा बस्।”

30 तब फिलिप रथको छेउमा दूगरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमिले पढेको कुरा बुझ्दछौ?”

31 त्यस मानिसले भन्यो, “म कसरी बुझ्न सक्छु? मलाई त्यस्तो मानिसको खाँचो छ जसले मलाई यो व्याख्या गरिदिन सक्छ।” त्यसपछि उसले फिलिपलाई उसको छेउमा आएर बस् निमन्त्रणा गर्यो।

32 उसले पढ्दै गरेको धर्म शास्त्रको अंश यस्तो थियो:

“जसरी भेंडाका काटिन लगिन्छ, भेंडाको पाठा कत्रनेको सामु चुपचाप उभिन्छ, त्यसरी नै उनी रहे।

त्यसरी नै उहाँ उभिई रहनु भयो।

33 उहाँको उपहाँस गरियो अनि उहाँका अधिकारहरू खोसियो।

पृथ्वीमा उहाँको जीवन समाप्त भयो।

अनि उहाँको पुस्ताको बिषयमा भन्न को सामर्थ हुनेछ।”

यशैया 53:7-8

34 त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन्?”

35 फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरु गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने।

36 उनीहरू बाटोमा गइरहेको बेला पानी भएको ठाउँमा पुगे। अधिकारीले भन्यो, “हेर! यहाँ पानी छ! कसले मलाई बलिस्मा लिन देखि रोक्न सक्छ?”

37 *

38 त्यसपछि अधिकारीले रथ थाम भनेर आदेश गर्यो। दुवै फिलिप र अधिकारी पानी भए तिर ओलिए अनि फिलिपले तिनलाई बलिस्मा दिए।

39 जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए।

40 तर फिलिप अशुद्धको शहरमा देखा परे। उनी सिजिरियाको शहर तिर गइरहेका थिए। अशुद्धदेखि सिजिरिया जाँदा बाटोमा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।

9

शालको जीवन परिवर्तन

* 8:37: प्रेरितको केही पछिल्लो प्रतिलिपिहरूमा पद 37 थपिएकोछ: “फिलिपले उत्तर दिए, ‘यदि तिमि तिम्रो सम्पूर्ण हृदयले विश्वास गर्छौ भने, तिमि लिन सक्छौ।’ अधिकारीले भने, ‘म विश्वास गर्छु कि येशू ख्रीष्ट परमेश्वरकै पुत्र हुनुहुन्छ।’”

1 त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए।

2 शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई खीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिठीहरू लेखी मारे। उसले यदि कुनै पुस्र वा स्त्री विश्वासीहरू भेटाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ।

3 तब शावल दमीशक गए। जब ऊ शहरको नजीक पुगे, अचानक आकासबाट प्रज्वलित ज्योति उनको चौरतिर चम्कियो।

4 शावल भुईंमा लडे। उनले एउटा आवाज उनैसंग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?”

5 शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?”

त्यो आवाजले जवाफ दियो, “म येशू हूँ। जसलाई तिमी दुःख दिइरहेका छौ।

6 उठ अनि शहर तर्फ जाऊ। त्यहाँ करैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।”

7 शावलसंग यात्रा गरिरहेका मानिसहरू त्यहाँ ठिड्कौ उभिरहे। ती मानिसहरूले आवाज सुने तर कतै कोही देखनन।

8 शावल भुईंबाट उठे। उसको आँखा खोलियो तर केही देखे सकेनन। यसकारण शावलसंग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे।

9 तीन दिन सम्म शावलले न देखे सक्थे, न खायो न पियो।

10 दमीशकमा येशूका एकजना चेला थिए। उनको नाउँ हननिया थियो। प्रभुले हननियासंग सपनामा भन्नुभयो, “हननिया!”

हननियाले उत्तर दियो, “म यहाँ छु, प्रभु।”

11 प्रभुले हननियालाई भन्नुभयो, “उठ अनि सोझो गल्ली भन्ने गल्लीतिर जाऊ। यहूदाको घर पत्ता लगाऊ। टार्सस भन्ने ठाउँका शावल नाउँ भएको मानिसलाई खोज। ऊ अहिले त्यहाँ प्रार्थना गरिरहेछ।

12 शावलले दर्शन देख्यो। आफ्नो सपनामा उसले हननिया भन्ने मानिस आफू भएतिर आयो र तिनका हातहरू आफू माथि राखिदिए जसद्वारा उसले फेरि देखे सक्न।”

13 तर हननियाले उत्तर दियो, “प्रभु धेरै जनाले मलाई यस मानिसको विषयमा भनिसकेको छ। तिनीहरूले भने यस मानिसले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कतिको सताएको छ।

14 अहिले ऊ दमीशकमा आइपुगेको छ। मुख्य पूजाहारीहरूले तपाईंमा विश्वास गर्ने मानिसहरू सबैलाई पक्रनु भनेर उसलाई अधिकार दिएकोछ।”

15 तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु।

16 म उसलाई सबै कुरा देखाउनेछु जसले गर्दा मेरो नाउँको लागि उसले कष्ट भोग्नु पर्छ।”

17 यसकारण हननिया त्यहाँबाट यहूदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात शावलमा राखे अनि भने, “शावल, मेरो भाई, प्रभु येशू जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो उहाँले मलाई तिप्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देखे सक् र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण होऊ।”

18 तुरुन्तै, माछाको कत्लाहरू जस्तो केही उसको आँखाबाट खस्यो। शावल फेरि देखे सक्ने भए अनि उठेर बसिस्मा लिए।

19 त्यसपछि उनले अलिकति भोजन गरेर पुन शक्ति प्राप्त गरे।

शावलले दमीशकमा प्रचार गर्दछन

शावल केही दिनसम्म चेलाहरूसंग दमीशकमा बसे।

20 चाँडै उनले यहूदीहरूका सभाघरहरूमा येशूको विषयमा प्रचार गर्न थाले। उनले मानिसहरूलाई भने, “येशू परमेश्वरका पुत्र हुनुहुन्छ।”

21 सबै मानिसहरू शावलको त्यस्तो कुरा सुनेर छक्क परे। तिनीहरूले भने, “यो त्यही मानिस होइन जो यरूशलेममा थियो अनि यही नाउँमा विश्वास गर्ने मानिसहरूलाई नष्ट गर्ने प्रयास गर्दै थियो? के ऊ यहाँ येशूका चेलाहरूलाई पक्रन अनि तिनीहरूलाई यरूशलेममा मुख्य पूजाहारीहरूकहाँ लान आएको होइन?”

22 तर शावल झन झन प्रभावशाली भए अनि येशू नै खीष्ट हुनुहुन्छ भनी सिद्ध गर्दै दमीशकमा बसे यहूदीहरूलाई अलमल्ल पारिदिए।

शावल यहूदीहरूबाट बाँचे

23 धेरै दिन पछि यहूदीहरूले शावललाई मार्ने योजनाहरू बनाए।

24 यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए।

25 एक रात उनका केही विश्वासीहरूले त्यस शहरबाट भागन उनलाई मद्दत गरे। तिनीहरूले शावललाई एउटा टोकरी भित्र हाले अनि शहरको पर्खालको एउटा प्वालबाट छिराए तल झारे।

शावल यरूशलेममा

26 त्यसपछि शावल यरूशलेमतिर गए। उनले विश्वासीहरूको झण्डमा सामिलित हुन कोशिश गरे तर तिनीहरू उनीबाट डराए। किनभने शावल साँच्चै नै येशूका चेला हुन भनेर विश्वास गरेनन।

27 तर बाणाबासले उनलाई स्वीकार गरे अनि प्रेरितहरू कहाँ ल्याए अनि कसरी शावलले दमीशकको बाटोमा प्रभुलाई देखेका थिए अनि कसरी प्रभु उनिसित बोल्नु भयो सो तिनीहरूलाई वर्णन गरे। अनि उसले शावलले कुनै डर बिना येशूको विषयमा दमीशकमा कसरी प्रचार गरे सो पनि भने।

28 अनि त्यसकारण शावल विश्वासीहरूसँगै बसे। उनी जतातै निर्भय भए यरूशलेममा प्रभुको प्रचार गर्दै हिडे।

29 शावल प्रायः ती यहूदीहरूसंग वार्तालाप गर्थे जसले ग्रीक भाषा जान्दथे। तिनीहरूसँग उनले तर्क-वितर्क पनि गरे। तर उनीहरूले शावललाई मार्ने प्रयास गरे।

30 जब चेलाहरूले त्यो कुरा थाहा पाए कि तिनीहरूले शावललाई सिजरिया भन्ने शहरमा लगे। त्यहाँ देखि तिनीहरूले उनलाई टार्सस शहरमा पठाए।

31 त्यसरी चौरतिर यहूदीया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो। विश्वासीहरूको समुदाय पारक्रमी भए किनकि तिनीहरू प्रभुको डरमा बसेका थिए अनि पवित्र आत्माले उस्ताहित तुल्याइएका थिए। त्यसैले गर्दा विश्वासीहरूको संख्यामा वृद्धि हुन थाल्यो।

पत्रुस लिड्डामा र जोप्पामा

32 पत्रुसले यरूशलेम वरिपरि सम्पूर्ण शहरहरू यात्रा गरे। तिनले ती विश्वासीहरूलाई भेटे जो लिड्डामा बस्थे।

33 लिड्डामा तिनको एकजना आठ वर्ष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससँग भेट भयो। एनियास आफ्नो क्ख्यौनाबाट चलन सक्नेन थियो

34 पत्रसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नु हुन्छ, उठ अनि तिप्रो विद्युनौना मिलाऊ।” एनियास तत्काल जुरूक्का उठयो।

35 लिङ्गा अनि शारोमा सबै मानिसहरूले उसलाई देखे अनि प्रभु येशूमाथि विश्वास बढाए।

36 जोप्पा भन्ने शहरमा येशूका एकजना चेली थिए। उनको नाउँ तबिता थियो। उनको ग्रीक नाउँ डोरकस थियो जसको अर्थ हो “हरिणी।” तिनले मानिसहरूका लागि सदैव असल कामहरू गरेकी थिइन् अनि खाँचो परेकाहरूलाई सधैं पैसा दिन्थिन्।

37 पत्रस लिङ्गामा भएको बेला तबीता बिमार भई अनि मरी। तिनीहरूले उनको शरीर धोई-पखालेर माथिल्लो तल्लामा राखिदिए।

38 जोप्पामा भएका चेलाहरूले पत्रस लिङ्गामा थियो भन्ने सुने। लिङ्गा जोप्पाको छेउमा थियो। यसर्थ तिनीहरूले पत्रसकहाँ दुइजना मानिसहरू पठाए। तिनीहरूले उनलाई बिन्ती गरे, “दया गरेर हामी भएको ठाउँमा छिटो आउनुहोस्।”

39 पत्रस तयार भए अनि तिनीहरूसँग लागे। जब तिनी आइपुगे तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। सबै विधवाहरू पत्रसका वरिपरि रूँदै उभिए। तिनीहरू रोई-कराई विलाप गरिरहेका थिए। तबिता जीउंदो हुँदा बनाएकी कोठहरू साथै अन्य पोषाकहरू तिनीहरूले देखाए।

40 पत्रसले ती सबैजनालाई कोठा बाहिर पठाए। उनले घुँडा टेके अनि प्रार्थना गरे। त्यसपछि तिनी तबीताको मृतशरीरपट्टी फर्किए र भने, “तबीता जुरूक्क उठ!” उनले आँखाहरू खोलिन्। जब तिनले पत्रसलाई देखिन्, तिनी उठेर बसिन्।

41 पत्रसले तिनलाई हातको साहारा दिएर उठाए। त्यसपछि उनले विश्वासीहरूलाई डाके, विधुवीहरूलाई कोठाभित्र बोलाए। तिनले तबिता जीउंदो भएकी तिनीहरूलाई देखाए।

42 जोप्पाको चारैतिरका मानिसहरूले त्यो घटनाको विषयमा सुने। धेरैजना प्रभुलाई विश्वास गर्न लागे।

43 पत्रस जोप्पामा धेरै दिनसम्म बसे। उनी शिमोन नाउँको छालाको काम गर्ने कर्मिसँग बसे।

10

पत्रस र कर्नीलियस

1 सिजरिया भन्ने शहरमा कर्नीलियस नाउँ भएको एकजना मानिस थिए। उनी रोमन एकाईका पल्टनका एकजना कप्तान थिए जसलाई “इटालियन” भनिन्थ्यो।

2 कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँचो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रुपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे।

3 एक पल्ट अपरान्ह तीन बजेतिर, कर्नीलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै “कर्नीलियस!” भन्दै आइरहेको देखे।

4 कर्नीलियसले स्वर्गदूतलाई डराएर हेरे अनि भने, “तपाईं के चाहनु हुन्छ, प्रभु?”

स्वर्गदूतले भने, “परमेश्वरले तिप्रो प्रार्थना सुन्नु भयो अनि गरीब, दुःखीहरूप्रति गरेको दया देख्नु भयो। परमेश्वरले तिप्रो सम्झना गर्नु हुँदछ।

5 केही मानिसहरू जोप्पा शहरमा पठाऊ। शिमोनलाई फर्काई ल्याउन तिप्रा केही मानिसहरू पठाऊ जसलाई पत्रस पनि भनिन्छ।

6 शिमोन जुन मानिसकोमा बस्दैछ उसको नाउँ पनि शिमोन नै हो। उसले छालाको काम गर्छ। उसको घर समुद्रको नजिकमा छ।”

7 कर्नीलियससँग बोल्ने स्वर्गदूत गए कर्नीलियसले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मिक प्रवृत्तिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो।

8 कर्नीलियसले ती तीनजनालाई राम्ररी गरेर कुरा सम्झाए। त्यसपछि तिनीहरूलाई जोप्पा पठाइदिए।

9 अर्को दिन ती तीनजना जोप्पा शहर नजीक आइपुगे। त्यसबेला पत्रस छानामाथि प्रार्थना गर्न भनी गए। त्यो मध्याह्नको बेला थियो।

10 पत्रस भोको थिए। तिनी खान चाहन्थे। तिनीहरूले भोजन तयार गरिरहेको बेला दर्शन देखे।

11 उनले आकाश खुल्ला देखे अनि दूलो लुगाको टुक्रा जस्तो केही तल खसिरहेथ्यो। त्यो दूलो लुगा त्यसका चार कुना द्वारा अडिएको थियो अनि भूईंमा झरिरहेको थियो।

12 नाना किसिमका प्राणीहरू त्यहाँ थिए- हिँड्ने प्राणीहरू, धसिने प्राणीहरू, अनि हावामा उड्ने चरा-चुरूङ्गीहरू।

13 त्यसपछि एउटा आवाजले पत्रसलाई भन्यो, “उठ पत्रस, कुनै पनि एउटा सर्जीव प्राणी मारेर खाऊ।”

14 तर पत्रसले भने, “म त्यस्तो कहिल्यै गर्ने छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।”

15 तर आवाजले उसलाई दोस्रो पल्ट भन्यो, “परमेश्वरले ती सबै कुराहरू शुद्ध भएको घोषणा गर्नु भएको छ। यसर्थ तिमी त्यसलाई ‘अपवित्र’ नसोच!”

16 यस्तो घटना तीनपल्ट भयो। त्यसपछि सबै चीजहरू आकशतिरै फर्काएर लाग्यो।

17 यस्तो दर्शनको मतलब के होला भनेर पत्रस छक्क परे।

यसबेला कर्नीलियसले पठाएका मानिसहरूले शिमोनको घर पता लगाए। तिनीहरू दैलोमा उभिरहेका थिए।

18 तिनीहरूले जोडले बोलाए अनि सोधे, “के शिमोन पत्रस यहाँ बस्छन्?”

19 पत्रस त्यही दर्शनको विषयमा सोचिरहेका थिए। तर आत्माले उनलाई भन्नुभयो, “हेर! तीनजना मानिसहरूले तिमीलाई खोजिरहेछन्।

20 उठ अनि तल्लो तलामा जाऊ। ती मानिसहरूसँग अच्योरे, नमानी जाऊ। मैले तिनीहरूलाई तिमीकहाँ पठाएको हुँ।”

21 अब पत्रस ती मानिसहरू भएकहाँ तल्लो तलामा ओर्ले। उनले भने, “तिमीहरूले खोजिरहेको मानिस म हुँ। तिमीहरू किन यहाँ आयौ?”

22 ती मानिसहरूले भने, “कर्नीलियस एक सैनिक अधीकारी हुन्। उनी धार्मिक प्रवृत्तिका मानिस हुन् उनी परमेश्वरको आराधना गर्दछन्। सम्पूर्ण यहूदीहरूले उहाँलाई सम्मान गर्दछन्। एक पवित्र स्वर्गदूतले उहाँको घरमा तपाईंलाई निमन्त्रणा गर्नु भन्नु भएथ्यो ताकि उहाँले तपाईंबाट केही सन्देशहरू सुन्न सक्नुन।”

23 पत्रसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे।

अर्कोदिन पत्रस तयार भएर ती तीनजना मानिसहरूसँग गए। केही जोप्पाका चेलाहरू पनि पत्रससँग गए।

24 अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई पछिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए।

25 जब पत्रस घरभित्र पसे, कर्नीलियसले उनीसँग भेट गरे अनि पत्रसको पाउमा निहुरिएर श्रद्धा गरे।

26 तर पत्रसले उनलाई उठने आग्रह गरे। पत्रसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।”

27 पत्रस कर्नीलियससँग वार्तालाप गर्दै भित्र पसे अनि त्यहाँ धेरै मानिसहरू भेला भएका देखे।

28 उनले तिनीहरूलाई भने, “तिमीहरूले जान्दछौ कि यहूदी भएर अरू वंशका मानिसहरूसँग यसरी संगत गर्नु अथवा मानिसहरूकोमा जानु यहूदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाई सक्नु भएको छ कि मैले कसैलाई ‘अपवित्र’ अथवा ‘अशुद्ध’ भनेर भन्नु हुँदैन।

- 29 त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो”
- 30 कर्नीलियसले भने, “चार दिन अघि, म घरमा प्रार्थना गरिरहेको थिएँ। त्यसबेला अपराह्न तीन बजेको थियो। अचानक एकजना स्वर्गदूत चम्किलो लुगा लगाएर मेरो सामुने उभिए।
- 31 तिम्ले भने, ‘कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ।
- 32 त्यसैले शहर जोषामा मानिसहरू पठाऊ र शिमोन जसलाई पन्ध्र पनि भनिन्छ यहाँ आउने निवेदन गर। पन्ध्रलाई आउने आग्रह गर। उनी सिमोन छालाको कमीको घरमा बसेकाछन्। उसको घर समुद्रको छेउमा छ।’
- 33 यसकारण मैले तपाईंलाई तुरुन्त लिएर आउन भनि मानिस पठाएँ। तपाईं आइदिनु नै हाम्रो लागि राम्रो भयो। यहाँ हामी अब परमेश्वर समक्ष छौं ती सबै कुराहरू सन्तुलाई जो प्रभुले भन्नु भनि तपाईंलाई आदेश दिनु भएकोछ”

कर्नीलियसको घरमा पन्ध्रको भाषण

- 34 पन्ध्रले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्।
- 35 अनि हेरक राम्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधना गर्छ अनि जे सही छ त्यो गर्छ।
- 36 परमेश्वर यहूदीहरूसँग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो।
- 37 “यहूदीया भरि के भयो भन्ने कुरा तिमीहरूलाई थाहा होला। यो गालीलामा यहन्नाले बरिसमाको बारेमा मानिसहरूलाई प्रचार गरे पछि शुरू भएको हो।
- 38 तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येशूको साथमा भएको प्रमाण दिँदछ।
- 39 “हामीले उहाँले यहूदीया र यरूशलेममा गर्नु भएका सम्पूर्ण कार्यहरू देख्यौं। हामी त्यो देखिरहेका छौं। त्यसको गवाही बनिरहेछौं। तर तिनीहरूले उहाँलाई काठले बनाएको क्रूसमा झुण्ड्याएर मारे।
- 40 तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लकक येशूलाई देखाइदिनु भयो।
- 41 तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जसलाई परमेश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बोरि पछि हामीले येशूसँगै खाना-पिना गर्यौं।
- 42 “येशूले हामीलाई प्रचार गर्नु अनि मानिसहरूलाई भन्नुभयो कि उहाँलाई मात्र परमेश्वरले जीउँदो मानिसहरू अनि मृतहरूको पनि न्याय गर्नका निम्ति छान्नु भएको हो।
- 43 प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।”

गैर-यहूदीहरूसँग पवित्र-आत्मा

- 44 पन्ध्र बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो।
- 45 यहूदी विश्वासीहरू जो पन्ध्रसँग त्यहाँ आएका थिए तिनीहरू छक्क परे किनकी गैर-यहूदीहरूमा पनि पवित्र-आत्मको उपहार बरिषिएको थियो।
- 46 यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पन्ध्रले भने,
- 47 “के कसैले पानीलाई रोक्न सक्छ जसद्वारा यी मानिसहरूलाई बरिसमा लिनबाट रोक्न सकिन्छ? तिनीहरूले पनि हामीहरूले जस्तै पवित्र आत्मा प्राप्त गरेका छन्!!”
- 48 तब पन्ध्रले कर्नीलियस, उनका सन्तानहरू अनि साथीहरूलाई येशू ख्रीष्ट को नाउँमा बरिसमा दिने आज्ञा दिए। तब मानिसहरूले पन्ध्रलाई केही दिन सम्म त्यही बसिदिने बिन्ती गरे।

11

पन्ध्र यरूशलेम फर्कन्छन्

- 1 यहूदीयामा प्रेरितहरू र दाज्यू-भाईहरूले गैर यहूदीहरूले पनि परमेश्वरको शिक्षालाई स्वीकार गरेको थाहा पाए।
- 2 तर जब पन्ध्र यरूशलेम फर्किए कतिपय यहूदी विश्वासीहरूले उनीसँग त्यस विषयमा बहस गरे।
- 3 तिनीहरूले भने, “तपाईं ती गैर-यहूदीहरूका घर जानुभयो। तपाईंले त्यस्ता मानिसहरूसँग बसेर भोजन सम्म गर्नुभयो।”
- 4 पन्ध्रले तिनीहरूलाई सम्पूर्ण कथा विस्तार गरेर बताए।
- 5 उनले भने, “म जोषा शहरमा थिएँ। मैले प्रार्थना गरिरहेको बेला एउटा दर्शन पाएँ। त्यस दर्शनमा मैले ठूलो लुगा जस्तो केही आकाशबाट तल ओर्लिरहेको देखे। त्यसलाई त्यसको चारै कोणबाट समातिएको थियो। त्यो म भएकोमा आयो।
- 6 जब मैले भित्र हेर मैले त्यहाँ चारखुट्टे स्थलचर पशुहरू जंगली जनावर घम्पेने सर्प जातिय प्राणि अनि आकाशका चराचुरूङ्गीहरू देखेँ।
- 7 तब मैले एउटा आवाजले मलाई भनिरहेको सुने, ‘उठ पन्ध्र! कुनै पनि जीवित प्राणी मार र खाऊ!’
- 8 “तर मैले भने, ‘म कदापि त्यसो गर्न छैन, प्रभु! मैले त्यस्तो कुनै चीज खाएको छैन जुन अपवित्र अथवा अशुद्ध हो।’
- 9 “तर आकाशबाट आएको आवाजले फेरि भन्यो, ‘परमेश्वरले घोषणा गर्नुभयो कि यी सबै चीजहरू शुद्ध छन्। यसर्थ तिमी तिनीहरूलाई अपवित्र नसोच!’
- 10 “यस्तो तीनपल्ट भयो। त्यसपछि सम्पूर्ण थोक आकाश तिरै लगियो।
- 11 त्यसै समयमा म बसिरहेको घरमा तीनजना मानिसहरू आए। ती तीनजना मानिसहरूलाई सिजरिया शहरबाट मेरो निम्ति पठाइका थिए।
- 12 आत्माले मलाई नहिचकिचाइ कन जाऊ भन्नुभयो। यी छः जना दाज्यू-भाइहरू पनि मसँग आए। हामी कर्नीलियसको घरमा गर्यौं।
- 13 कर्नीलियसले घरमा उभिरहेको स्वर्गदूतलाई देखेको कुरा गरे। स्वर्गदूतले उनलाई भने, ‘केही मानिसहरू जोषातिर पठाऊ अनि शिमोन पन्ध्रलाई आउनु भन्ने निमन्त्रण गर।
- 14 उनले तिमीहरूलाई ती कुरा भन्नेछन् जसले तिमीलाई अनि तिम्रा घरमा बसे सबै मानिसहरूलाई बचाउँनेछन्।’
- 15 “जब मैले भाषण शुरू गरे, पवित्र आत्मा तिनीहरूमा त्यसरी नै आउनु भयो जसरी प्रारम्भमा हामीकहाँ आउनु भएको थियो।

16 तब मलाई प्रभु येशूको वचनको समझना भयो। प्रभुले भन्नुभएको थियो, ‘यहन्नाले मानिसहरूलाई पानीले बमिसमा गरे, तर तिमी पवित्र आत्माद्वारा बमिसमा हुनेछौ।’

17 प्रभुले ती मानिसहरूलाई त्यही उपहार दिनु भयो जुन हामीलाई दिनुभएको थियो जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरे। तब म को हँ परमेस्वर को काम बन्द गर्ने?”

18 जब यहूदी विश्वासीहरूले यी कुराहरू सुने, तिनीहरूले तर्क गर्न छाडे। तिनीहरूले परमेस्वरको प्रशंसा गरे र भने, “तब परमेस्वरले गैर-यहूदीहरूलाई पनि हृदय परिवर्तन गर्ने अनि हाम्रो जस्तै जीवन प्राप्त गर्ने अनुमति दिनु भयो।”

एन्टिओक तर्फ सुसमाचार

19 स्तिफनस मारिए पछि खेदो शुरू गरिएको कारणले विश्वासीहरू चारै तर्फ छरपष्ट भए। कतिपय विश्वासीहरू फोनिसिया, साइप्रस र इन्टिओक जस्ता टाढा-टाढा ठाउँहरूमा गए। तर तिनीहरूले यहूदीहरूलाई मात्र सुसमाचार भने।

20 कतिपय ती विश्वासीहरू साइप्रस र साइरेनीका नागरिकहरू थिए। जब ती मानिसहरू एन्टिओक आइपुगे, तिनीहरू ग्रीकहरूसँग पनि बोल्न लागे अनि तिनीहरूलाई प्रभु येशूको विषयमा सुसमाचार भने।

21 प्रभुको शक्ति तिनीहरूसँग थियो। अनि ठूलो संख्यामा मानिसहरूले प्रभुलाई विश्वास गर्न अनि अनुसरण गर्न लागे।

22 एन्टिओकमा नयाँ विश्वासीहरू भएका समाचहरू यसशलेमको मण्डलीमा पुग्यो। यसैले तिनीहरूले बर्णाबासलाई एन्टिओकमा पठाए।

23-24 बर्णाबास एक असल मानिस थिए। ऊ पवित्र-आत्मा र विश्वासले परिपूर्ण थियो। जब उनी त्यहाँ आइपुगे बर्णाबासले एन्टिओकका मानिसहरूमा परमेस्वरले अत्यन्त अधिक आशीर्वाद दिनु भएको देखे। यसले उनलाई अत्यन्त खुशी बनायो। उनले तिनीहरूलाई भने, “आफना विश्वास कहिल्यै नहराऊ। सधैं प्रभुको आज्ञा भित्री हृदयले पालन गर।” अधिक भन्दा अधिक मानिसहरू परम-प्रभुका विश्वासीहरू भए।

25 त्यसपछि, बर्णाबास टारस भन्ने शहरतर्फ लागे। उनी शावललाई खोजिरहेका थिए।

26 शावललाई जब उनले भेट्टाए, बर्णाबासले तिनलाई एन्टिओक लगे। शावल र बर्णाबास त्यहाँ पुरा एक वर्ष बसे। तिनीहरूले त्यहाँ मण्डलीका सभाहरूमा भाग लिए अनि धेरै मानिसहरूलाई शिक्षा दिए। प्रथमपल्ट एन्टिओकमा विश्वासीहरूलाई “ख्रीष्टियनहरू” भनिए।

27 यस समयमा केही अगमवक्ताहरू यसशलेमाबाट एन्टिओक तिर गए।

28 तिनीहरू मध्ये एकजना अगाबस थिए। एन्टिओकमा अगाबस उभिए अनि पवित्र-आत्माको मार्फत अगमवाणी गरे, “सम्पूर्ण संसारभरि महा-अनिकाल हुनेछ।” (यो सम्राट क्लौडियसको समयमा घट्यो)।

29 चेलाहरूले यहूदीयामा बस्ने आफ्ना दाज्यू-भाइ र दिदी-बहिनीहरूलाई सहायता पठाउने निर्णय गरे। प्रत्येकले आफूले जति सकिन्छ दिने निर्णय लिए।

30 तिनीहरूले पैसा बटुले र बर्णाबास र शावललाई दिए तिनीहरूले ती पैसा यहूदीयाका अग्रजहरूलाई दिए।

12

हेरोद अग्रिपाले मण्डलीलाई सताए

1 त्यति नै बेला (त्यही समयमा) राजा हेरोदले मण्डलीका कतिपय मानिसहरूलाई सताउन थाले।

2 हेरोदले याकूबलाई त्रवाले मार्नु भन्ने हुकुम दिए। याकूब यहन्नाका भाइ थिए।

3 हेरोदले देखे कि यहूदीहरूले त्यो मन पराए। यसकारण उनी अघि गए अनि पत्रुसलाई पनि पक्रे। यो घटना यहूदीहरूको निस्तार चाडको समयमा घटेको थियो।

4 हेरोदले पत्रुसलाई पक्रेर जेलमा राखे। सोब-जना सिपाहीहरूले पत्रुसलाई कडा नजरमा राखे। हेरोदले पत्रुसलाई निस्तार चाडको पछि जनता समक्ष ल्याउने योजना गरे।

5 यसैले उनले पत्रुसलाई जेलमा राखे। तर मण्डलीले पत्रुसको लागि परमेस्वरलाई लगातर प्रार्थना गरिरहे।

पत्रुसले जेल छोडदछन्

6 पत्रुस दुइजना सिपाहीहरूका माझमा सुतिरहेका थिए। उनलाई दुइटा साङ्गलाले बाँधिएको थियो। अरू सिपाहीहरू कैदखानाको ढोकामा पहरा दिइरहेका थिए। यो रातको समय थियो। हेरोदले पत्रुसलाई भोलिपल्ट जनतासमक्ष ल्याउन सौचिरहेथ्यो।

7 अचानक परमप्रभुको स्वर्गदूत त्यहाँ उभियो। कोठाभरि प्रकाश चम्कियो। स्वर्गदूतले पत्रुसलाई एकपट्टी स्पर्श गरेर उनलाई व्झाए। दूतले भने, “चाँडो, उठ!” साङ्गलाले पत्रुसका हातहरूबाट सुत्किए।

8 स्वर्गदूतले पत्रुसलाई भने, “तयार हो, तिम्रा झुत्ताहरू लगाऊ।” पत्रुसले त्यसै गरे। दूतले भन्यो, “तिम्रो वस्त्र लगाऊ र मेरो पछि लाग।”

9 तब स्वर्गदूत त्यहाँबाट निस्किए र पत्रुस पनि उनैको पछि लागे। पत्रुसले जानेनन् कि स्वर्गदूत जे गरिरहेका थिए त्यो साँचो थियो। उनले सोचे कि उनले दर्शन देखिरहेछन्।

10 पत्रुस र स्वर्गदूत पहिलो त्यसपछि दोस्रो पहरै चौकीहरू भए निस्किए। तब तिनीहरू फलामको द्वार भए तिर पुगे जसले तिनीहरूलाई शहरदेखि छुट्याएको थियो। त्यो प्रवेशद्वार तिनीहरूका निम्ति अफि खुलियो। त्यस द्वार भए तिनीहरू बाहिर निस्के र एक खण्डको दूरी पार गरेर गए। त्यसपछि अचानक स्वर्गदूत अल्पिए।

11 तब पत्रुसले के भएको थियो भनेर थाहा पाए अनि आफैलाई भने, “अब मैले थाहा पाएँ कि यो वास्तवमा सत्य रहेछ। प्रभुले आफ्ना स्वर्गदूत पठाउनु भयो अनि मलाई हेरोदबाट बचाउनु भयो। यहूदीहरूले ममाथि केही अप्रिय घटना हुन्छ भनि सोचे होलान्। तर मलाई प्रभुले ती सबै कष्टहरूबाट मुक्त पार्नुभयो।”

12 त्यसको विषयमा जाने पछि पत्रुस मरियमको घरतर्फ लागे। मरियम यहन्नाकी आमा थिइन्। (यहन्नालाई मर्कुस पनि भनिन्थ्यो।) धेरै मानिसहरू त्यहाँ जम्मा भएका थिए। तिनीहरू सबैले प्रार्थना गरिरहेका थिए।

13 पत्रुसले बाहिरबाट दैलो ढक्ढकाए। रोदा नाउँ गरेकी केटी ढोका खोल्न भनि गई।

14 रोदाले पत्रुसको आवाज चिनी र खुशी भई। खुशीले गर्दा उसले ढोका खोल्न सम्म भुली। उनी भित्र गई र जम्मा भएका झुण्डलाई भनी, “पत्रुस ढोकामा हुनुहुन्छ!”

15 तिनीहरूले रोदालाई भने, “तँ पागल होस!” तर उसले यो साँचो हो भनी रहीं। ती झुण्डले भने, “यो पत्रुसको स्वर्गदूत हुनुपर्छ।”

16 तर पत्रुसले दैलो ढक्ढकाई रहे। जब चेलाहरूले ढोका उघारे तब उनीहरूले पत्रुसलाई देखे। तिनीहरू उनलाई देखेर छक्क परे।

17 पत्रुसले हातको इशारा गरेर तिनीहरूलाई चूपचाप बसू भने। उनले, कसरी परमप्रभुले उनलाई जेलबाट मुक्त गराइदिनु भयो, वर्णन गरे। उनले भने, “याकूब र अन्य दाज्यू-भाइहरूलाई पनि बताइदिनु।” पछिबाट पत्रुस अर्को ठाँउ तर्फ लागे।

18 अर्कोदिन सिपाहीहरू अतालिए। तिनीहरू छक्क पर्दै थिए पत्रूसलाई के भएको हुन सक्थ्यो? पत्रूस यसरी हाराएकोमा तिनीहरू अन्योलमा परे।

19 राजा हेरोदले पत्रूसलाई चारैतिर खोज तलाश गरे तर पाउन सकेनन्। तब हेरोदले सिपाहीहरूलाई सोधखोज गर्न थाले। पता नलाग्दा सिपाहीहरूलाई नै मार्ने हुकूम दिए।

हेरोद अग्रिपाको मृत्यु

पछि हेरोद यहूदीयाबाट सिजरिया शहरमा केही समयको लागि त्यही बसे।

20 हेरोद टायर र सायडनवासीहरूसँग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हेरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए।

21 हेरोदले तिनीहरूसँग एकदिन भेट गर्ने निश्चय गरे। त्यस दिन हेरोदले सुन्दर शाही-पोषाक लगाएका थिए। उनी राजसिंहासनमा बसे अनि मानिसहरूलाई सम्बोधन गरे।

22 मानिसहरू चिच्याए, “यो त परमेश्वरको आवाज हो मानिसको होइन!”

23 हेरोदले यस्तो प्रशंसा ग्रहण गरे अनि प्रभुको महिमालाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई रोगी तुल्याए। उनलाई भित्र-भित्रै कीराले खायो अनि मरे।

24 परमेश्वरको सन्देश चारैतर्फ फिजिरहेथ्यो अनि अधिक भन्दा अधिक मानिसहरूलाई पूर्ण प्रभाव पार्यो। विश्वासीहरूका समूहहरू धेरै गुणा बढेर गए।

25 बर्णाबास र शावलले यस्शलेममा आफ्ना काम सिद्धाए पछि एन्टिओक फर्के। तिनीहरूका साथमा यहून्ना (मर्कस) पनि थिए।

13

बर्णाबास र शावलले खास काम प्रदान गरे

1 एन्टिओकको मण्डलीमा केही अगमवक्ताहरू र शिक्षकहरू थिए। तिनीहरू बर्णाबास, सिमियोन (उसलाई पनि भनिन्थ्यो) लुसियस (साइरिनीवासी) मनेन (हेरोद राजसँगै हुकिएको मानिस) र शावल थिए।

2 ती मानिसहरू सवैले प्रभुको सेवा गरिरहेका थिए अनि उपवास लिएका थिए। पवित्र आत्माले तिनीहरूलाई भन्नुभयो, “खास कामको लागि मलाई बर्णाबास र शावल देऊ। मैले तिनीहरूलाई त्यो काम गर्नलाई छानेकोछु।”

3 तब तिनीहरूले उपवास र प्रार्थना गरे, तिनीहरूले बर्णाबास र शावल माथि आफ्नो हात राखे अनि बाहिर पठाए।

साइप्रसमा बर्णाबास र शावल

4 बर्णाबास र शावललाई पवित्र आत्माले पठाउनु भएको थियो। तिनीहरू सिल्युसियामा शहरतर्फ गए। तिनीहरू सिल्युसियाबाट जलयात्रा गर्दै साइप्रस पुगे।

5 तब तिनीहरू सलामिस भन्ने ठाउँमा पुगे, त्यहाँ यहूदीहरूका सभाघरहरूमा तिनीहरूले परमेश्वरको सुसमाचारको प्रचार गरे। यहून्ना र मर्कस पनि सहयोगीको रूपमा तिनीहरूसँगै थिए।

6 तिनीहरूले सम्पूर्ण टापू पार गरे पाफोस भन्ने शहरमा आइपुगे। तिनीहरूले त्यहाँ एक यहूदी जादूवाला भेटे। उसको नाउँ बारयेश थियो। उनी एक झटो अगमवक्ता थिए।

7 बारयेश सधैं नै सर्गियस पौलस प्रशासकसित बस्दथे। सर्गियस पौलस एक बुद्धिमानी मानिस थिए। उनले बर्णाबास र शावललाई बोलाए। उनी परमेश्वरको सन्देश सुन्न चाहन्थे।

8 तर जादूगर इलुमास, बर्णाबास र शावलको विरोधमा थियो। ग्रीक भाषामा येशूलाई इलुमास भनिन्छ। इलुमासले प्रशासकलाई येशूमाथि विश्वास गर्न रोक्न चाहन्थे।

9 तर शावल पवित्र आत्माले पूर्ण भएका थिए। पावलले (शावलको अर्को नाउँ) इलुमासलाई हेरे।

10 अनि भने, “तँ शैतानको छोरो! तँ सबै सही कुराको शत्रु होस। तैमा शैतानी छक्कापन्जा मात्र छ। के तैले सधैं प्रभुको सत्यहरूलाई झटहरूमा परिणत गर्न छोड्दैनस!”

11 अब प्रभुले तैलाई छुनु हुनेछ अनि तुरन्तै तँ अन्धा हुनेछस। केही समय तँ केही देब्र सक्ने छैनस यहाँ सम्म कि घामको किरण पनि देख्दैनस।”

तुरन्तै इलुमासमाथि धूम्र अनि अन्धार झर्‍यो। ऊ वरिपरि घुम्‍यो, अनि हात समातेर उसको मार्ग देखाउनलाई मानिसहरू खोज्यो।

12 जब प्रशासक सर्गियस पावलले यो देखे, उनले विश्वास गरे। प्रभुको शिक्षाको विषयमा उनी आचर्य चकित भए।

पावल र बर्णाबासले साइप्रस छाडे

13 पावल र उनीसंग भएका मानिसहरू पाफोसबाट जहाजमा गए। तिनीहरू प्याम्फिलियाको एक शहर पर्गामा आई पुगे। तर यहून्ना मर्कसले तिनीहरूलाई छाडे, उनी यस्शलेम फर्के।

14 तिनीहरूले आफ्ना यात्रा जारी राखे अनि पर्गा देखि पिसिदिया शहरको एन्टिओकतिर गए। विश्रामको समयमा, तिनीहरू यहूदीहरूका सभाघरभित्र गए र बसे।

15 मोशाका नियमहरू र अगमवक्ताहरूको पुस्तकहरू पाठ गरिए। त्यसपछि सभा-घरको कर्मचारीहरूले पावल र बर्णाबासलाई एक समाचार पठाए। यो समाचारमा भनिएको थियो: “बन्धुहरू, यदि तपाईंहरू केही भन्नुहुन्छ, जो मानिसहरूका निम्ति लाभदायक छ भने, कृपया भन्नुहोस!”

16 पावल उभिए। उनले आफ्नो हात उठाए र भने, “मेरा यहूदी दाज्यू-भाइहरू एवं अन्य जनसमूह जसले प्रभुलाई साँचो श्रद्धा गर्दछ, कृपया मेरो कुरालाई ध्यानसित सुनिदऊ!”

17 इस्त्राएलका परमेश्वरले हाम्रा पुर्खाहरू छान्नु भयो। जब तिनीहरू मिश्रदेशमा परदेशी भए बसेका थिए परमेश्वरले तिनीहरूलाई सफल गराउनका निम्ति सहयोग गर्नुभएको थियो। परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट आफ्ना महान शक्तिद्वारा निकाली ल्याउनु भयो।

18 अनि परमेश्वरले उनीहरूको व्यवहार त्यस मरुभूमिमा चालीस वर्ष सम्म सहनु भयो।

19 परमेश्वरले कनान देशमा सातवटा राष्ट्रहरूलाई पूर्ण ध्वंस पार्नु भयो। उहाँले ती जमीनहरू केवल उहाँका मानिसहरूलाई दिनुभयो।

20 यी सम्पूर्ण घटनाहरू लगभग 450 वर्षको अवधि सम्म थियो।

“त्यसपछि, परमेश्वरले अगमवक्ता शम्पूलको अवधिसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो।

21 तब मानिसहरूले राजाको माग गरे। परमेश्वरले कीशका छोरो शावललाई दिनुभयो। शावल बिन्यामीन कुलका थिए। उनले चालीस वर्षसम्म राजा भएर राज गरे।

22 शावललाई हटाए पछि परमेश्वरले दाऊदलाई तिनीहरूका राजा बनाउनु भयो। परमेश्वरले दाऊदको विषयमा यसो भन्नु भयो: 'यस्सीको छोरा दाऊद एउटा मानिस हो जसले मैले सोचे जस्तो सोच्छ। मैले चाहे अनुसार सबै कामहरू उसले गर्नेछ।'।

23 "परमेश्वरले आफ्नो वचन अनुसार दाऊदको एउटा सन्तानलाई मुक्तिदाताको रूपमा इम्राएलमा पठाउनु भयो। त्यो वंशका सन्तान येशू हुनुहुन्छ।

24 येशू आउन अघि यहून्नाले सबै यहूदीहरूमा प्रचार गरे। यहून्नाले तिनीहरूलाई भने 'तिमीहरू स्वयं परिणत हुन चाहन्छौं भनि देखाउनका निम्ति बमिस्मा लेऊ।'।

25 यहून्नाले आफ्नो काम सिध्याउने बेलामा भने, 'म को हुँ भनेर तिमीहरू ठान्छौं? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुता फुकाउने सम्मको योग्यको छैन।'।

26 "मेरा दाज्यु-भाइहरू! अब्राहाम परिवारका नानीहरू अनि तिमी धर्मभीरू गैर-यहूदीहरू, ध्यान दिए मेरो कुरा सुन। यो मुक्तिको समाचार हामीकहाँ पठाइसकेको छ।

27 यरूशलेमका निवासीहरू अनि तिनीहरूका अगुवाहरूले येशू स्वयं नै मुक्तिदाता हुनु भनेर जान्दै जानेनन्। अगमवक्ताहरूले येशूको विषयमा लेखेका शब्दहरू हरेक विश्रामका दिनमा मानिसहरू प्रति पढिन्छ तर तिनीहरूले ती बुझेनन्। यहूदीहरूले येशूलाई निन्दा गरे। तर अगमवक्ताहरूले भनेका शब्दहरू पूर्ण भयो।

28 तिनीहरूले येशू किन मर्नु पर्छो भन्ने कुनै खास कारण भेटाएनन्, तर तिनीहरूले उहाँलाई मार्न भनि पिलातससित माग गरे।

29 "यी यहूदीहरूले येशूको विषयमा के हुनेवाला थियो, धर्मशास्त्रमा लेखिएका सबै पुरा गरे। तब तिनीहरूले येशूलाई क्रूसबाट झारे अनि चिहानमा हाले।

30 तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराई उठाउनु भयो!

31 यस घटना पछि, धेरै दिन, मानिसहरू जो-जो येशूसंग गालिलीदेखि यरूशलेमसम्म साथ गएका थिए उनीहरूले उहाँलाई देखे। अहिले ती मानिसहरू नै उहाँको अरू मानिसहरूका निम्ति गवाही हुन्।

32 "हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौं।

33 हामी तिमीहरूका बालकहरू हौं अनि परमेश्वरले यो प्रतिज्ञा हाम्रा निम्ति येशूलाई मृत्युबाट बौराई उठाउनु भए पूरा गर्नु भएको छ। हामीले भजनसंग्रहमा पनि यो कुरा पढ्छौं:

'तिमीहरू मेरा पुत्र हौं।

आज म तिमीहरूका पुर्खा भएँ।'

भजनसंग्रह 2:7

34 परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। येशू फेरि कहिल्यै पनि चिहानभित्र पस्नु हुनेछैन न त धुलो नै हुनुहुनेछ। तब परमेश्वरले भन्नुभयो,

'म तिमीहरूलाई पवित्र र सत्य प्रतिज्ञाहरू दिनेछु जुन मैले दाऊदलाई दिएँ।'

येशैया 55:3

35 तर अर्को ठाउँमा भजनसंग्रहले भन्छ,

'तिम्रो एकजनाको पवित्र शरीरलाई चिहानमा कुहन दिइने छैन।'

भजनसंग्रह 16:10

36 "दाऊदले आफ्नो अवधि भरि परमेश्वरको इच्छा अनुसार सेवा गरे। त्यसपछि दाऊदको मृत्यु भयो अनि उनका आफ्नै पुर्खाहरूसंग दफन गरियो। अनि उनको शरीर चिहानमा सज्यो।

37 तर एक जसलाई परमेश्वरले मृत्युबाट बौराउनु भयो उहाँको शरीर चिहानमा कुहेन।

38-39 दाज्यु-भाइहरू तिमीहरूले यो बुझ्नु पर्छ: उहाँको मार्फत तिमीहरूको पापहरूका निम्ति क्षमा प्रदान गरिएको छ। अनि हरेक मानिस जसले उहाँमा विश्वास गर्छ ती सबै कुराहरूबाट मुक्त गरिन्छ जसको निम्ति मोशाको व्यवस्थाले तिमीलाई मुक्त गर्न सकेन।

40 अगमवक्ताहरूले केही घटना घट्नेछ भनेर भने, होशियार! सावधन! यस्तो घटना आफूमा घट्न नदेऊ। अगमवक्ताले भने:

41 'जसले शंका गर्छो, सुन!

तिमीहरू छक्क पर्न सक्छौं, तर मेरो नजरदेखि टाढा हो अनि तुरुन्तै मर;

किनभने तिमीहरूको अवधिमा,

म केही गर्नेछु जुन तिमीहरू विश्वास गर्ने छैनौं।

यदि कसैले तिमीहरूलाई त्यसको वर्णन दिदा पनि तिमीहरूले विश्वास गर्ने छैनौं! "

हबक्क 1:5

42 पावल र बर्णाबासले सभाघर छोडेर गइरहेको बेला मानिसहरूले फेरि अर्को विश्रामको दिनमा आउनुहोस् भनेर अनि यी कुराहरूबाट अझ अधिक भन्नु होस् भनी तिनीहरूलाई विन्ती गरे।

43 सभा सिद्धिए पछि धेरै यहूदीहरूले अनि धेरै मानिसहरू जो यहूदी धर्ममा परिणत भएका थिए अनि सत्य परमेश्वरको आराधना गर्दै थिए, तिनीहरूको पछि गए। पावल अनि बर्णाबास तिनीहरूसित बोले अनि परमेश्वरको अनुग्रह पाइरहन उत्साह दिए।

44 अर्को विश्रामको दिनमा, शहरका प्रायः जम्मै मानिसहरू प्रभुको वचन सुन्नलाई एकत्रित भए।

45 जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसंग तर्क-वितर्क गरे।

46 तर पावल र बर्णाबासले निडर भएर बोले। "परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्थौं। तिमीहरू आफैले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौं अब हामी अन्य जातिहरू तर्फ फर्कनेछौं।

47 यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ। परमप्रभुले भन्नुभयो:

'मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु,

ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौं। "

येशैया 49:6

- 48 जब गैर यहूदीहरूले पावलले त्यसो भनेको सुने तिनीहरू खुशी भए। तिनीहरूले प्रभुको सन्देशलाई सम्मान गरे। अनि कतिपय मानिसहरूले त्यो सन्देशमा विश्वास गरे। तिनीहरू त्यही मानिसहरू थिए जसलाई अनन्त जीवनको लागि छानिएका थिए।
- 49 अनि प्रभुको सन्देशले सारा क्षेत्रभरि प्रचार पाइरहेथ्यो।
- 50 तर यहूदीहरूले शहरका कतिपय मुख्य नारीहरू जो सत्य परमेश्वरको आराधना गरिरहेका थिए, अनि मुख्य पुरुषहरूलाई पावल र बर्णाबासको विप्लु उक्साए। ती मानिसहरूले पावल र बर्णाबासलाई सताउने काम शुरू गरे अनि तिनीहरूलाई शहरबाट बाहिर निकाले।
- 51 यसैकारणले पावल र बर्णाबासले तिनीहरूको विप्लु आफ्ना खुट्टाका धुलाहरू टुट्टकाए। त्यसपछि तिनीहरू आइकोनियम भन्ने शहरतर्फ लागे।
- 52 तर एन्टिओकमा भएका चेलाहरू अनन्दिता र पवित्र आत्माले परिपूर्ण थिए।

14

पावल र बर्णाबास आइकोनियममा

- 1 पावल र बर्णाबास आइकोनियम शहरमा गए। तिनीहरू यहूदीहरूका सभाघर भित्र पसे (उनहरूले प्रत्येक शहरमा गरे जस्तै) तिनीहरूले यस्तो प्रकारले बोले कि धेरै यहूदीहरू अनि गैर-यहूदीहरूले उनीहरूले भनेका कुरामा विश्वास गरे।
- 2 तर केही यहूदीहरूले विश्वास गरेनन्। ती यहूदीहरूले गैर-यहूदीहरूलाई उक्साए अनि विश्वासीहरूको बिप्लु कुभावना सृष्टि गरे।
- 3 तब पावल र बर्णाबास आइकोनियममा लामो समय सम्म बसे र प्रभुको विषयमा निडर भई प्रचार गरे। तिनीहरूले परमेश्वरको दयाको प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई चमत्कारहरू र आश्चर्यमय कुराहरू गर्न शक्ति दिनु भएर तिनीहरूका सन्देश प्रमाणित गर्नुभयो।
- 4 कतिपय मानिसहरू यहूदीहरूका पक्षमा थिए, जब अन्य मानिसहरू पावल यहूदीहरूका पक्षमा थिए। यसरी त्यो शहरका मानिसहरू दुइ भागमा बाँडिए।
- 5 कतिपय गैर-यहूदीहरू, कतिपय यहूदीहरू अनि यहूदीहरूका अगुवाहरूले पावल र बर्णाबासलाई हानि पुर्‍याउने प्रयास गरे। तिनीहरूले उनीहरूलाई ढुङ्गाले हिकार्पे मार्न चाहन्थे।
- 6 जब पावल र बर्णाबासले त्यस्तो षडयन्त्रहरू थाहा पाए तिनीहरूले त्यो शहर छोडे अनि लाइकाओनियाका लिष्त्रा अनि डर्बी शहरहरू र त्यसका वरिपरिका क्षेत्रहरू तर्फ गए।
- 7 तिनीहरूले त्यहाँ पनि सुसमाचार प्रचार गरे।

पावल लिष्त्रा र डर्बीमा

- 8 लिष्त्रामा एकजना लड्गडो मानिस थियो। ऊ जन्मै देखि लड्गडो थियो अनि कहिले पनि हिडेको थिएन।
- 9 उसले पावलले भनेका कुराहरू सुन्यो। पावलले उसलाई सोझै हेरे अनि यो थाहा पाए कि उसमा जाति हुन्छ भन्ने प्रशस्त विश्वास थियो।
- 10 यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिंडन थाल्यो।
- 11 जब पावलले जे गरे त्यो मानिसहरूले देखे तिनीहरू लाइकाओनिया भाषामा चिच्याए। तिनीहरूले भने, “देवताहरू मानिसहरू जस्तै भएका छन् अनि तिनीहरू हामीकहाँ आएका छन्!”
- 12 मानिसहरूले बर्णाबासलाई “जिउस”* र पावललाई “हर्मस”† भन्न लागे किनभने उनी प्रमुख वक्ता थिए।
- 13 जिउसको मन्दिर शहरको नजिकमा थियो। त्यस मन्दिरका पूजाहारीले शहरका द्वारहरूमा केही सौँदिरहरू अनि फूलका मालाहरू ल्याए। त्यो पूजाहारी र त्यहाँ बसे मानिसहरूले पावल र बर्णाबासलाई बलि अर्पण गर्न चाहन्थे।
- 14 तर जब ती प्रेरितहरू पावल र बर्णाबासले त्यस्तो कुरा थाहा पाए, तिनीहरूले आफ्नै लगाहरू च्याते।‡ मानिसहरू तिर दौडे अनि चिच्याए:
- 15 “हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरहेकाछौ? हामी देवताहरू होइनौ! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौं! हामी तिमीहरूलाई सुसमाचार भन्न आउँौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ फर्कन्छौ। उहाँ नै एक हुनुहुन्छ जसले आकाश, पृथ्वी, समुद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो।
- 16 “बितेका दिनहरूमा उहाँले सबै जातिहरूलाई आफ्नो इच्छा अनुसार बाँचन दिनुभयो
- 17 तर परमेश्वरले गर्नु भएको कार्यले उहाँको वास्तविकताको प्रमाण गर्‍यो। उहाँले तिमीहरूका लागि असल कामहरू गर्नुभयो उहाँले तिमीहरूलाई आकाशबाट वर्षा दिनुभयो। उहाँले ठीक समयमा नै तिमीहरूलाई फसल दिनुभयो। उहाँले तिमीहरूलाई प्रशस्त आहार दिनुभयो र साथै तिमीहरूका हृदय आनन्दले परिपूर्ण पारिदिनु भयो।”
- 18 पावल र बर्णाबासले तिनीहरूलाई ती कुराहरू भने। तैरै पनि तिनीहरूले ती भीडलाई तिनीहरूको बलिहरू अर्पण गर्न नदिनलाई निकै संघर्ष गर्नु पर्यो।

- 19 त्यसपछि एन्टिओक र आइकोनियामाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विप्लु मानिसहरूलाई भड्काए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा हाने र शहरदेखि बाहिर तानी निकाले। मानिसहरूले पावललाई मारियो भनी सोचे।
- 20 येशूका चेलाहरू (विश्वासीहरू) पावलको वरिपरि जम्मा भए। अनि उनी उठे र शहरतिर फर्किए। अर्कोदिन उनी र बर्णाबासले त्यो शहर छोडे अनि डर्बी तिर लागे।

एन्टिओक तिर फर्काई

- 21 पावल र बर्णाबासले डर्बीमा सुसमाचार प्रचार गरे। धेरै मानिसहरू येशूका चेला भए। पावल र बर्णाबास लिष्त्रा, आइकोनियम र एन्टिओक शहर तिर फर्किए।
- 22 ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिक रूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहरे प्रवेश गर्नु पर्छ।”
- 23 तिनीहरूले हरेक मण्डलीको निम्ति अग्रजहरू नियुक्त गरे। तिनीहरूले ती अग्रजहरूका निम्ति उपवास र प्रार्थना गरे। ती अग्रजहरूले प्रभुमा आफ्ना विश्वास सम्प्रे अनि यसैकारणले पावल र बर्णाबासले तिनहरूलाई उहाँको देखेरखमा छाडे।
- 24 पावल र बर्णाबास पिसिदिया देश भएर प्यामाफिलिया भन्ने देशमा आए।
- 25 तिनीहरूले सन्देश पर्गा शहरमा प्रचार गरे अनि अटालिया भन्ने शहर तर्फ गए।
- 26 अनि त्यहाँबाट समुद्र यात्रा गरेर तिनीहरू सिरिया अन्तर्गत एन्टिओकतिर गए। यही एउटा शहर हो जहाँ विश्वासीहरूलाई परमेश्वरको अनुग्रहमा सुम्पिएर यो काम गर्न पठाए। अब तिनीहरूले त्यो काम सिद्धयाएका थिए।

* 14:12: जिउस ग्रीकहरू बहुईश्वरवादी हुन् र जिउस ग्रीकहरूका एक मुख्य देवता हो। † 14:12: हर्मस ग्रीकहरूका अर्को एक देवता। उनीहरू विश्वास गर्छन् की यी अन्य देवताहरूका समचारवाहक हुन्। ‡ 14:14: तिनीहरूले ... च्याते यसले बताउछ कि तिनीहरू साथै दुःखीत भए।

27 जब पावल र बर्णाबास त्यहाँ आईपुगे तिनीहरूले मण्डलीका सदस्यहरूको एउटा सभा बोलाए। परमेश्वरले तिनीहरूसँग जे गर्नु भयो सो वृत्तान्त तिनीहरूले विश्वासीहरूलाई बताइदिए। तिनीहरूले भने, “परमेश्वरले ढोका उघारिदिनु भयो ताकि अन्य जातिहरूले पनि विश्वास गर्न सकुन्।”

28 पावल अनि बर्णाबास चेलाहरूसित धेरै लामो समय सम्म एण्टिओकमा बसे।

15

यस्शलेममा सभा

1 त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर-यहूदी दाज्यू-भाइहरूलाई शिक्षा दिन शुरू गरे: “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुँदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।”

2 पावल र बर्णाबास यस्तो शिक्षाको घोर विरोधी थिए अनि तिनीहरूले यस विषयमा ती मानिसहरूसँग बहस गरे। तब मण्डलीले पावल, बर्णाबास र अन्य मानिसहरूलाई यस्शलेम पठाउने निर्णय लिए। ती मानिसहरू त्यस विषयमा प्रेतिहरू र अग्रजहरूसँग अझ बहस गर्न गए।

3 उनीहरूको यात्रालाई मण्डलीले सहयोग गर्यो। तिनीहरू फोनिशिया र सामरिया भएर गए। ती देशहरूमा तिनीहरूले कसरी गैर-यहूदी मानिसहरू सत्य परमेश्वरतर्फ मोडीए भनेर बताए। यो खबरले सबै दाज्यू-भाइहरूलाई खुबै आनन्द तुल्यायो।

4 पावल, बर्णाबास र अन्य मानिसहरू यस्शलेम आइपुगे। त्यहाँका प्रेरितहरू, अग्रजहरू र सम्पूर्ण विश्वासीहरूले तिनीहरूलाई स्वागत गरे। पावल, बर्णाबास र अन्य मानिसहरूले परमेश्वरले उनीहरूमाफत गर्नु भएको सबै कुराहरू भने।

5 यस्शलेममा कतिपय विश्वासीहरू जो फारिसीहरूको दलका थिए उठे अनि भने, “गैर-यहूदी विश्वासीहरूले खतना गर्ने पछि। मोशाको व्यवस्था मान्ने पछि भनेर हामीले भन्नु पछि।”

6 तब प्रेरितहरू, अग्रजहरू यस समस्या माथि एकत्रित भएर अध्ययन गर्न थाले।

7 यस विषयमा त्यहाँ लामो तर्क सभा बस्यो। पत्रूस उभिए अनि भने, “मेरा दाज्यू भाइहरू! प्रारम्भिक दिनहरूमा के भयो तपाईंहरू राम्रोसँग जान्नु हुन्छ। परमेश्वरले तपाईंहरू माझबाट नै उहाँको सुसमाचारको संदेश गैर-यहूदीहरूलाई प्रचार गर्नलाई मलाई छान्नु भयो। तिनीहरूले मबाट सुसमाचार सुने अनि विश्वास गरे।

8 परमेश्वरले प्रत्येकको हृदय जान्नु हुन्छ अनि उहाँले यी गैर-यहूदीहरूलाई स्वीकार गर्नुभयो। परमेश्वरले हामीलाई उहाँले दिनुभए जस्तै तिनीहरूलाई पवित्र आत्मा दिनुभए हामीलाई यो देखाउनु भएको छ।

9 परमेश्वरको लागि ती मानिसहरू कुनै पनि खण्डमा हामी भन्दा भिन्न छैनन्। विश्वासद्वारा परमेश्वरले उनीहरूका हृदय शुद्ध पारिदिनु भयो।

10 तिमीहरू किन गैर-यहूदी दाज्यू-भाइहरूसको धिन्त्रोमा जुवा वाँधिदिनु चाहन्छौ? के तिमीहरू परमेश्वरलाई क्रोधित बनाउनु प्रयास गरिरहेका छौ? हामी र हाम्रा पुरखाहरू त्यो जुवा बोक्न असमर्थ थियौं।

11 होइन, हामी विश्वास गर्छौं कि दुवै हामी र यी मानिसहरू प्रभु येशूको अनुग्रहले बचाइनेछौं।”

12 त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मे चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृत्तान्त सुनाए।

13 तिनीहरूले भनी सकेपछि याकुबले भने, “मेरा दाज्यू-भाइहरू, ध्यान लगाएर मेरो कुरा सुन।

14 शिमोनले तिमीहरूलाई कसरी परमेश्वरले गैर-यहूदीहरूलाई आफ्नो प्रेम प्रकट गर्नु भयो सोही कुरा बताए। प्रथम पल्ट परमेश्वरले गैर-यहूदीहरूलाई ग्रहण गर्नुभयो अनि तिनीहरूलाई आफ्नो मानिस बनाउनु भयो।

15 आमवक्ताहरूको वचनहरू यो संग सहमत छ:

16 ‘त्यसपछि म फकी’ आउँने छु।

म दाऊदको घर फेरि बनाउने छु,

जून ढलेको छ।

उसको घरको भागहरू फेरि बनाईदिने छु।

जून ध्वंश भएको छ,

अनि म उसको घर नयाँ बनाउनेछु।

17 ताकि अन्य सबै मानिसहरूले प्रभुलाई खोज्नेछन् अन्य सबै गैर-

यहूदीहरू पनि मेरा आफ्ना मानिसहरू हुन्।

प्रभुले त्यसै भन्नु भयो।

अनि उहाँ मात्र एक हुनुहुन्छ जसले सबै यी चीजहरू गर्नुहुन्छ।’

अमोस 9:11-12

18 ‘ती चीजहरू प्रारम्भिक कालदेखि नै जानिएको हो।’

19 “यसैले हामीले गैर-यहूदीहरूलाई बोझ दिनुहुँदैन जो परमेश्वरप्रति फर्केकाछन्।

20 बरू हामीले तिनीहरूलाई यी कुराहरूमा बताउँदै एउटा चिठी लेख्नु पछि:

मूर्तिलाई चढाएको चीजहरू नखाऊ। यसले खाद्य अशुद्ध पार्छ।

कुनै व्यभिचार नगर।

रगत नखाऊ।

निमोठेर मारिएका पशुहरू नखाऊ।

21 तिनीहरूले त्यसो गर्नु हुँदैन किनभने त्यहाँ अझै त्यस्ता मानिसहरू छन् जसले मोशाको व्यवस्था सिकाउँछन्। मोशाको वचनहरू धेरै वर्ष देखि प्रत्येक विश्रामको दिनमा सभाघरमा पढिन्दैछ।”

गैर-यहूदी विश्वासीहरूलाई चिठी

22 तब प्रेरितहरू, अग्रजहरू र समस्त मण्डलीले निर्णय लिए कि पावल र बर्णाबासको साथमा आफ्नै केही मानिसहरू एन्टिओकमा पठाउने। तिनीहरूले यहूदा जसलाई बर्णाबास पनि भनिन्छ र सिलासलाई छाने। ती मानिसहरूलाई यस्शलेमका दाज्यू-भाइहरूले खुबै सम्मान गर्थे।

23 मण्डलीले तिनीहरूका हातमा यो चिठी पठाए।

एन्टिओक शहर अनि सिलिसिया र सिरिया देशका
गैर-यहूदी दाज्यू-भाईहरूलाई तिमीहरूका दाज्यू-भाइ प्रेरितहरू, अग्रजहरूबाट अभिवादन:

प्रिय दाज्यू-भाइहरू,

24 हामीले सुनेकाछौं कि कतिपय हाम्रा मण्डलीका मानिसहरू तिमीहरूकहाँ आए अनि तिनीहरूले भनेका कुराहरूले तिमीहरूलाई दुःखी र
खिन्न पार्थो। तर हामीले तिनीहरूलाई त्यसो भन भनेर भनेनौं!

25 तिमीहरूकहाँ केही चुनिएका मानिसहरू पठाउन एकमत भएकाछौं। तिनीहरू हाम्रा प्रिय मित्र बर्णाबास र पावलसँग आउनेछन्।

26 तिनीहरूले प्रभु येशू ख्रीष्टको सेवामा आफ्ना जीवन समर्पण गरेकाछन्।

27 त्यसैले हामीले उनीहरूसँग यहूदा र सिलासलाई पनि पठाउदै छौं। तिनीहरूले यही चिठीमा भएका कुराहरू मुखले भन्न गइहेका छन्।

28 पवित्र आत्माले सोच्दछ कि हामीहरूले तिमीहरूलाई अधिक जिम्मेवार दिनु हुँदैन। अनि त्यसमा हामी सहमत छौं। तिमीहरूले यति मात्र
गर्नु आवश्यक छ:

29 मूर्तिहरूलाई चढाएको खाद्य नखाऊ।

रगत नखानु, निमोठेर मारिएको पशुहरू नखानु,
कुनै प्रकारको यौन पापहरू नगर्नु।

यदि तिमीहरू उपयुक्त कुराहरूबाट टाढा रहन्छौ भने, तिमीहरूले राम्रो गर्नेछौ।

अब हामी बिदा माग्छौं।

30 यसर्थ पावल, बर्णाबास, यहूदा र सिलासले यस्शलेम छाडेर एन्टिओक गए। त्यहाँ तिनीहरूले विश्वासीहरूको समूह भेला पारे अनि तिनीहरूलाई
चिठी दिए।

31 विश्वासीहरूले त्यो चिठी पढिसके पछि त्यसले उत्साहित पारेकोमा तिनीहरू अनानन्दित भए।

32 यहूदा र सिलास पनि अगमवक्ताहरू थिए। तिनीहरूलाई उत्साह दिन र दृढ बनाउन तिनीहरूले पनि निकै कुराहरू गरे।

33 त्यहाँ केही समय बसे पछि यहूदा र सिलास फर्के। तिनीहरूले विश्वासीहरूबाट शान्तिको आशीर्वाद पाए पछि यस्शलेमका दाज्यू-भाईहरू
जसले तिनीहरूलाई त्यस काममा पठाएका थिए तिनीहरूकहाँ फर्के।

34 *

35 तर पावल र बर्णाबास एन्टिओकमा नै बसे। तिनीहरू र अन्य मानिसहरूले त्यहाँ सुसमाचार प्रचार गरे अनि प्रभुको संदेश सिकाए।

पावल र बर्णाबास छुट्टिए

36 केही दिन पछि, पावलले बर्णाबासलाई भने, “हामीले धेरै शहरहरूमा प्रभुको सन्देश भन्यौं। हामी ती शहरहरूमा हाम्रा दाज्यू-भाइ दिदी-बहिनीहरू
के गर्दै होलान् भनेर हेर्नलाई एकपल्ट भेट्न जानु पर्छ।”

37 बर्णाबासले यहूदा मर्कसलाई पनि सँगै लैजान चाहन्थे।

38 तर तिनीहरूको प्रथम यात्रामा नै तिनीहरूलाई यहूदा मर्कसले छाडेका थिए। प्याम्फिलियामा उत्रले तिनीहरूसँग एक साथ नलिन जोड गरे।

39 पावल र बर्णाबास माझमा यस विषयमा गहन चर्चा भयो। तिनीहरू छुट्टिए अनि भिन्दा भिन्दै बाटो लागे। बर्णाबास मर्कसलाई लिएर समुद्र यात्रा
गर्दै साइप्रसतिर लागे।

40 पावलले सिलासलाई आफूसित लान चुने अनि गए। एन्टिओकका दाज्यू-भाइहरूले पावललाई प्रभुको रेखदेखमा राखे अनि बाहिर पठाइदिए।

41 मण्डलीहरू अझ बलियो बर्नाउदै पावल र सिलास सिरिया र सिलिसिया देशहरू हुँदै गए।

16

तिमोथी पावल र सिलाससँग गए

1 पावल डर्बी र लिन्ना शहरहरूमा पुगे। ख्रीष्टका एकजना चेला तिमोथी त्यहाँ थिए। तिमोथीकी आमा यहूदी थिइन् तर येशूमा विश्वास गर्थिन्।
उनको बाबु ग्रीक थिए।

2 लिन्ना र आइकोनियमवासी विश्वासीहरूले तिमोथीलाई सम्मान गर्थे। तिनीहरूले उनको विषयमा राम्रो कुरा गर्थे।

3 पावलले आफ्नो यात्रामा तिमोथीलाई साथ लान चाहन्थे। तर त्यस इलाकामा बस्ने यहूदीहरूलाई उनको बाबु यहूदी होइन ग्रीक हुन भनेर थाहा
थियो। यसैले पावलले यहूदीहरूलाई खुशी पार्नको लागि तिमोथीलाई खतना गरे।

4 तिनीहरू शहरहरू हुँदै यात्रा गरे अनि यस्शलेमका प्रेरितहरू र अग्रजहरूले दिएको निर्णयहरू र नियमहरू विश्वासीहरूलाई बताए अनि तिनीहरूलाई
यी नियमहरू पालन गर्न भने।

5 यसकारण मण्डलीहरू विश्वासमा बलियो बनिँदै अनि दिन प्रति दिन संख्यामा बढ्दै थियो।

पावललाई एशियाबाट बोलाइयो

6 पावल र तिनीसँग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने
अनुमति दिनु भएन।

7 पावल र तिमोथी माइसिया देश तिर लागे। तिनीहरू बिथनिया देश जान जाहन्थे। तर येशूको आत्माले त्यातातिर जाने अनुमति दिनु भएन।

8 यसर्थ तिनीहरू माइसिया देश भएर त्रोआस शहर गए।

9 त्यस रात पावलले एउटा दर्शन पाए। उनको दर्शनमा एकजना मानिस म्यासिडोनियाबाट उनकोमा आयो। त्यस मानिस त्यहाँ उभियो र विन्ती
गर्‍यो, “म्यासिडोनिया पार गर्नुहोस् अनि हामीलाई सहयोग गर्नुहोस्!”

10 पावलले त्यस्तो सपना देखे पछि हामी तुरन्त म्यासिडोनिया जान तयार भयौं। हामीले बुझ्यौं कि परमेस्वरले हामीलाई ती मानिसहरूलाई
सुसमाचार भन्न बोलाउनु भएको हो।

* 15:34: केही ग्रीकका प्रतिलिपिहरू पद 34 मा थपिएको छ, “तर सिलासले त्यही बस्ने निर्णय लिए।”

लिडियाको परिवर्तन

- 11 एउटा जहाजमा नोआस छाडी हामी समुद्र यात्रा गर्दै सोमोथ्रेसको टापुतिर गयौं। अर्को दिन हामी समुद्र यात्रा गरेर नियापोलिस शहर आई पुग्यौं।
 12 त्यसपछि हामी फिलिप्पी गयौं। यो म्यासिडोनिया अञ्चलको मुख्य शहर हो अनि यो रोमीहरूको शहर हो। हामीहरू यहाँ केही दिन बस्थ्यौं।
 13 विश्रामको दिनमा हामी शहरको मुख्य फाटकबाट निस्क्यौं अनि नदी तिर गयौं। हामीले सोच्यौं कि त्यहाँ प्रार्थना गर्ने एउटा ठाउँ हुन सक्थ्यो। केही पत्नी मानिसहरू त्यहाँ भेला भएका थिए। यसकारण हामी बस्थ्यौं अनि तिनीहरूसँग बात गर्न लाग्यौं।
 14 त्यहाँ थाइआटीरा भन्ने शहरबाट लिडिया नाउँका एक पत्नी मानिस पनि थिई। उसको पेशा बैगुनी लुगा बेच्ने थियो। तिनले साँच्चो परमेश्वरको आराधना गर्थिन। लिडियाले पावल बोलेको सुनिहेकी थिई अनि प्रभुले पावलले भनेको कुरा विश्वास गराउन उसको हृदय उगारिदिनु भयो।
 15 तिनी र उनका घरमा बस्ने सबैलाई बरिसमा गरियो। त्यसपछि लिडियाले आफ्नो घरमा हामीलाई निम्तो गरिन। तिनले भनिनु, “यदि तपाईंहरूले मलाई प्रभु येशूको साँचो विश्वासी मान्नु हुन्छ भने, मेरो घरमा आउनु होस् अनि बसु होस्।” तिनले आफ्ना घरमा हामीलाई बस भनी जोड गरिन।

पावल र सिलास जेलमा

- 16 एक समय जब हामी प्रार्थना स्थलमा गइरहेको बेला यो घटना घट्यो। एउटी नोकनीं केटीले हामीलाई भेटे। उभिर एउटा खास आत्मा थियो। त्यस आत्माले उसलाई भविष्यमा के हुन सक्छ भन्ने कुरा बताउने शक्ति दियो। त्यसो गरेर त्यस नोकनींले आफ्नो मालिकहरूको निम्ति धेरै पैसा कमाउने गर्थी।
 17 त्यस केटीले पावल र हामीलाई पछ्याई। त्यो चिच्याई अनि भनी, “यी मानिसहरू एकदमै सर्वोच्च परमेश्वरको दास हुन! तिनीहरूले मुक्तिको बाटो तिमीहरूलाई बताइहेछन।”
 18 उसले यस्तो धेरै दिनसम्म गरी। यसले पावललाई दिक्क लाग्यो अनि यसैले ऊ फर्कियो अनि त्यो आत्मालाई भन्यो, “येशू ख्रीष्टको शक्तिले म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यो आत्मा लागतै बाहिर निस्क्यो।
 19 यस केटीका मालिकहरूले त्यो देखे अनि तिनीहरूलाई थाहा भयो अनि तिनीहरूले बुझे कि अब त्यस केटीले पैसा कमाउन सकिन। यसैले तिनीहरूले पावल र सिलासलाई पक्रे अनि मुख्य ठाउँमा पुर्‍याए जहाँ शहरका अधिकारीहरू थिए।
 20 पावल र सिलासलाई पक्रेर ल्याए अनि हाकिमहरूलाई भने, “यी मानिसहरू यहूदी हुन्। यिनीहरूले हाम्रो शहरमा गडबडी गराइहेछन्।
 21 यिनीहरूले रीति-थितिहरू सिकाउँदैछन् जो हामीलाई ग्रहण गर्न अनुमति छैन। हामी रोमन नागरिकहरू हौं र ती कुराहरू गर्न सक्तौं।”
 22 श्रीडले मानिसहरूलाई पावल र सिलासमाथि आक्रमण गर्न साथ दियो। त्यहाँका हाकिमहरूले पावल र सिलासको लुगाहरू च्याती दिए र मानिसहरूलाई कुट्ने आदेश दिए।
 23 तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु।”
 24 जेलको अधिकारीले त्यस्तो विशेष आदेश सुनेपछि पावल र सिलासलाई निकै भित्र पुग्ने जेलमा थुने। उनले तिनीहरूका खुट्टा ठिङ्गरामा कसे।
 25 मध्यरात तिर पावल र सिलासले प्रार्थना गर्दै र प्रभुको भजनहरू गाईरहेका थिए। अन्य कैदीहरूले तिनीहरूलाई सुने।
 26 अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुम्न्ते जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए।
 27 जब जेल अधिकारी जागे। उनले जेलका सबै ढोकाहरू खोलिएका देखे। कैदीहरू अधि ने भागी सेकको कुरा उसले सोच्यो। यसकारण तरवार निकालेर जेल अधिकारी आफैलाई मार्न तयार भएको थियो।
 28 तर पावल चिच्यायो, “आफैलाई घात नगर। हामी सबै जना यही छौं।”
 29 जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि ऊ डरले काम्दै भित्र दौड्यो ऊ पावल र सिलासको सामु लड्यो।
 30 त्यसपछि तिनीहरूलाई बाहिर निकाल्यो अनि भन्यो, “महोदयहरू! मुक्ति पाउनलाई मैले के गर्नु पर्यो?”
 31 तिनीहरूले उसलाई भने, “प्रभु येशूमा विश्वास गर तब तिमि र तिप्रो घरका मानिसहरूले मुक्ति पाउनेछन्।”
 32 यसर्थ पावल र सिलासले प्रभुको सन्देश जेल अधिकारी र उसको घरमा भएका सबैलाई भने।
 33 निकै रात छिप्सकेको थियो, त्यसकारण जेल अधिकारीले पावल र सिलासलाई ल्याएर तिनीहरूका घाउहरू धोइदिए। तुरन्तै जेल अधिकारी र उसका जम्मे कुटुम्बलाई बरिसमा दिइयो।
 34 तब जेल अधिकारीले पावल र सिलासलाई आफ्नो घर लगे अनि केही भोजन गराए। ऊ र उसको कुटुम्बका सबै मानिसहरू अत्यन्तै खुशी भए किनभने तिनीहरूले परमेश्वरलाई विश्वास गरेका थिए।
 35 अर्को बिहान हाक्कीमहरूले केही सिपाहीहरूलाई जेल अधिकारीकहाँ खबर दिएर पठाए; “ती मानिसहरूलाई छोडिदिनु!”
 36 जेल अधिकारीले पावललाई भन्यो, “हाक्कीमहरूले यी सिपाहीहरू तपाईंहरूलाई छोड्न लाउन पठाएका हुन्। तपाईंहरू अब शान्तिले जान सक्नु हुन्छ।”
 37 तर पावलले सिपाहीहरूलाई भने, “तिप्रो हाक्कीमहरूले हामीले गर्लती गरेको कारण प्रमाण गर्न सकेनन्। तर तिमीहरूले हामीलाई मानिसहरूका अगाडी कुट-पिट गरे अनि जेलमा थुने। हामी रोमी नागरिक हौं, यसैले हाम्रो अधिकार छ। अहिले तिनीहरूले हामीलाई गुपी रूपमा पठाउन चाहन्छन्? होइन! तिनीहरू स्वयं आउनु पर्छ अनि हामीलाई बाहिर निकाल्नु पर्छ।”
 38 सिपाहीहरूले जे पावलले भने ती हाक्कीमहरूलाई सुनाई दिए। जब हाक्कीमहरूले पावल र सिलास रोमी नागरिक भनेर जाने, तिनीहरू भयग्रस्त भए।
 39 यसकारण तिनीहरू पावल र सिलासकहाँ आएर आफ्नो भूल प्रति क्षमा याचना गरे। तिनीहरूले पावल र सिलासलाई जेलबाट निकालेर शहर छाडी जाऊ भने।
 40 तीनीहरू जेलबाट निस्के पछि सिधै लिडियाको घरतिर लागे। तिनीहरूले त्यहाँ कतिपय दान्य-भाईहरूलाई देखे र तिनीहरूलाई उत्साह दिए। त्यसपछि पावल र सिलास आफ्नो बाटो लागे।

17

थिस्सलोनिकामा पावल र सिलास

- 1 पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया भएर आफ्नो यात्रातिर लागे। तिनीहरू थिस्सलोनिका भन्ने शहरमा आई पुगे। जहाँ यहूदीहरूको एउटा सभाघर थियो।
 2 पावल त्यस सभाघरमा यहूदीहरूलाई हेर्न सधैं झै गए। ती विश्राम दिनहरूमा धर्मशास्त्रको विषयमा पावलले उनीहरूसँग चर्चा-परिचर्चा गरे।

3 पावलले यहूदीहरूसित धर्मशास्त्रको व्याख्या गरिरहे अनि उनले ख्रीष्ट मर्ने पछि र मृत्युबाट जाग्न पछि भन्ने यथार्थ बताए। पावलले भने, “यी मानिस येशू जसको विषयमा म तिमीहरूलाई घोषणा गरिरहेछु उहाँ ख्रीष्ट हुनुहुन्छ।”

4 कतिपय यहूदीहरूले उनको कुरा विश्वास गरे अनि पावल र सिलाससंग सम्मिलित हुने निर्णय गरे। त्यहाँ अनेकौं धर्मभक्त ग्रीक पुस्रहरू र अनेक विशिष्ट नारीहरू जो थिए तिनीहरू पनि पावल र सिलाससंग सामेल भए।

5 तर यहूदीहरूले विश्वास गरेनन् डाह गरे। तिनीहरूले केही दुष्ट मानिसहरू जो बजारमा घुमिहिँड्थे भाडामा ल्याए। ती दुष्ट मानिसहरूले त्यहाँ थुप्रै शरमा खैला-बैला मचाउन थाले तिनीहरू पावल र सिलासलाई जनसमक्ष ल्याउन चाहन्थे।

6 तर ती मानिसहरूले पावल र सिलासलाई भेटेनन्। यसैले जेसन र अन्य विश्वासीहरूलाई तान्दै घचेट्टै नगरका अधिकारीहरू समक्ष ल्याए। तिनीहरू कराए, “यी मानिसहरूले संसारको प्रत्येक ठाँउमा नै समस्या खडा गरेका छन्। अहिले यिनीहरू यहाँसम्म पनि आइपुगे!”

7 जेसनले आफ्ना घरमा तिनीहरूलाई बास दिए। तिनीहरू सबैले सिजरको नियमहरू विरुद्ध काम गरिरहेछन्। तिनीहरू भन्छन्, येशू नाउँको अर्कै एक जना राजा छन्।”

8 शहर अधिकारीहरू र अन्य मानिसहरूले ती आरोपहरू सुने अनि तिनीहरू एकदम खिन्न भए।

9 तिनीहरूले जेसन र अन्य विश्वासीहरूलाई जरिमाना तिर्न लगाए अनि तिनीहरूलाई छाडी दिए।

पावल र सिलास बिरिया तिर जान्छन्

10 त्यही रात विश्वासीहरूले पावल र सिलासलाई बिरिया भन्ने शहर तर्फ पठाए। बिरियामा तिनीहरू यहूदीहरूका सभाघरमा गए।

11 यी यहूदीहरू थिस्सलोनिकाका भन्दा असल थिए। तिनीहरूले खुबै चासो लिएर पावल र सिलासले भनेको सन्देश सुनिरहेथे। यहूदीहरूले प्रत्येक दिन धर्मशास्त्र पढ्ने गर्थे। तिनीहरू कुरा सत्य नै हो की भनेर जान्न चाहन्थे।

12 तिनीहरू धेरैले विश्वास गरे अनि धेरै प्रमुख ग्रीक पुस्र र नारीहरूले पनि ती कुराहरू विश्वास गरे।

13 तर जब यहूदीहरूले बिरियामा पनि पावल र सिलासले परमेश्वरको वचनको विषयमा प्रचार गरिरहेको थिस्सलोनियामा थाहा पाए, तिनीहरू बिरियामा पनि आए। अनि तिनीहरूले आए बिरियाका मानिसहरूलाई भडकाए अनि आन्दोलित पार्न शुरू गरे।

14 यसैले विश्वासीहरूले पावललाई समुद्र तटमा झुट्टे पठाए। तर सिलास र तिमोथी त्यही बिरियामा बसे।

15 विश्वासीहरू जो पावलसंग गए तिनीहरूले पावललाई एथेन्स सम्म पुरयाए। तब तिनीहरू तिमोथी र सिलासलाई पावलको खबर लिएर गए। खबरमा थियो: “जतिसक्दो चाँडो मकहाँ आइहाल।”

एथेन्समा पावल

16 पावलले तिमोथी र सिलासलाई एथेन्समा पखिरेका थिए। पुरा नगर नै मूर्तीहरूले भरिएको देखेर पावलको हृदय विचलित थियो।

17 सभाघरमा पावलले यहूदीहरू र धर्मभक्त ग्रीकहरूसंग बात गरे। पावलले बजारमा डुली हिँड्ने मानिसहरूसँग पनि बात गरे।

18 त्यहाँ कतिपय इपिक्कुरीया र स्टोइक दार्शनिकहरूसँग निक्कै विचार-विमर्ष भयो।

तिनीहरू भन्थे कतिले भने, “यो कश वाचकले के भन्न खोजिरहेको छ?” जब पावलले येशू अनि उहाँको मृत्युबाट बौरी उठेको वर्णन गरिरहेथे। केही अरूले भने, “उसले अन्य कोही देवताहरूका विषयमा कुरा गरेको जस्तो लाग्छ।”

19 तिनीहरूले पावललाई औरयापागस महासभामा लगे। तिनीहरूले भने, “जुन नयाँ शिक्षा तपाईं प्रचार गर्नु हुँदैछ, हामीलाई यो विषयमा केही बताउन सक्नु हुन्छ?”

20 यस्तो प्रकारको कुरा हामीले अधि कहिल्यै सुनेका थिएनौं। हामी तपाईंको शिक्षाको अर्थ बुझ्न चाहन्छौं।”

21 एथेन्सका सम्पूर्ण मानिसहरू र अन्य देशहरूबाट आएका मानिसहरू जो एथेन्समा थिए तिनीहरू अत्यन्तै नयाँ विचारको विषयमा कुरा गरेर र सुनेर आफ्नो सबै समय बिताइरहन्थे।

22 त्यसपछि पावल औरयापागस महासभा आगाडी उभिए र भने, “एथेन्सका मानिसहरू! म तपाईंहरूलाई प्रत्येक तरिकामा अति धार्मिक पाउँछु।

23 म तपाईंहरूको नगर भित्र गएँ अनि तपाईंहरूले पुज्ने कुराहरू पनि देखे। मैले त्यहाँ एउटा वेदी पनि पाए जहाँ लेखिएको रहेछ: ‘अनजान देवतालाई।’ तपाईं त्यस देवतालाई पूज्नु हुँदो रहेछ जसलाई जान्नुहुन्न। म उही परमेश्वरको विषयमा भनिरहेछु!

24 “उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले सारा संसार बनाउनु भयो र संसारका सबै थोक बनाउनु भयो। उहाँ धर्ती र स्वर्गका परमप्रभु हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएका मन्दिरहरूमा बस्नु हुन्न।

25 उहाँ नै जीवन, प्राण र प्रत्येक चीज मानिसहरूलाई दिनुहुन्छ। उहाँलाई मानिसहरूको कुनै सहयोगको खाँचो छैन। उहाँलाई चाहेका सबै कुराहरू उहाँसंग छन्।

26 परमेश्वरले प्राप्तिमा एकजना पुस्र बनाउनु भयो अनि त्यही मानिसबाट विभिन्न मानव जाति बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई संसारको प्रत्येक ठाउँमा पनि बस् दिनुभयो। परमेश्वरले तिनीहरूलाई कति समय सम्म र कुन अञ्चलमा बस्ने पक्का गरिदिनु भयो।

27 “परमेश्वरले उहाँलाई मानिसहरूले खोजेको चाहनु हुन्थ्यो। हुन सक्छ तिनीहरूले वरिपरि उहाँलाई अँध्यारोमा खोज्लान अनि पाउलान। तर वास्तवमा उहाँ हामी प्रत्येकबाट टाढो हुनुहुन्न।

28 ‘हामी उहाँसँगै बाँच्छौं। हामी उहाँसँगै हिँड्छौं। हामी उहाँसँगै छौं।’ जस्तो तपाईंहरूका कविहरूले पनि भने: ‘हामी उहाँकै बालकहरू मात्र हौं।’

29 “हामी परमेश्वरका बालकहरू हौं। यसैले, हामीले यस्तो सोच्नु पर्दैन कि परमेश्वर सून, चाँदी अथवा ढुङ्गाका मूर्ति जस्ता हुनुहुन्छ। उहाँ मानव कल्पनाले बनिएका कुनै कला जस्तो हुनुहुन्न।

30 बितेका दिनहरूमा मानिसहरूले परमेश्वरलाई बुझेन, तर उहाँले ध्यान दिनु भएन। तर अब, परमेश्वरले सबै मानिसहरूलाई प्रत्येक ठाउँमा आफ्नो हृदय र जीवन परिवर्तन गर्न आदेश दिनु हुन्छ।

31 परमेश्वरले संसारका सारा मानिसहरूलाई ठीकसँग जौँचन एक दिन निर्णय गरी सक्नु भएकोछ। यो गर्नुको लागि उहाँले एकजना मानिसलाई प्रयोग गर्नुहुन्छ। परमेश्वरले पहिल्यै एक मानिस चुन्नु भएको थियो अनि परमेश्वरले मृत्युबाट बौराएर प्रत्येकलाई प्रमाण दिनुभयो!”

32 जब तिनीहरूले येशू मृत्युबाट बौरी उठेका विषयमा सुने कतिपयले गिल्ला गरे। तर अरूले भने, “कोही अर्को समयमा यस विषयमा तिमिले हामीलाई अझ भन्नेछौं।”

33 पावल तिनीहरूबाट गए।

34 तर कतिपय मानिसहरूले पावलसंग सम्मिलित भए अनि विश्वासी बने। ती विश्वास गर्नेहरूमा एकजना डियनुसियस थिए। उनी अरियोपेस महासभाका एक सदस्य थिए। अर्को विश्वास गर्ने मानिस एक डामारिस नाउँ भएकी स्त्री थिई र केही अरूहरूले पनि विश्वास गरे।

18

कोरिन्थमा पावल

- 1 पछि, पावलले एथेन्स छोडे अनि कोरिन्थ गए।
- 2 तिनले त्यहाँ अक्वीला नाउँ भएको एकजना यहूदी भेटे। अक्वीला पोन्टस भन्ने प्रदेशमा जन्मिएका थिए। तर उनी र उनकी पत्नी प्रिस्किला भएरै इटालीबाट कोरिन्थ आइपुगेका थिए किनभने क्लौडियसले सबै रोम छोड्नु पर्छ भन्ने आदेश गरेका थिए। पावल तिनीहरूलाई भेट्न गए।
- 3 तिनीहरूले पावलले जस्तै तम्बू बनाउने काम गर्थे। पावल तिनीहरू सँगै बसे र तिनीहरूसँग तम्बू बनाउने काम गरे।
- 4 प्रत्येक विश्रामको दिन पावल सभाघरमा यहूदीहरू र ग्रीकहरूसँग कुरा गर्थे। तिनले येशूमा विश्र्वास पार्न लगातार तिनीहरूसमाथि प्रयत्न गरिरहे।
- 5 सिलास र तिमोथी म्यासिडोनियाबाट पावललाई भेट्न कोरिन्थमा आए। त्यसपछि आफ्नो समय मानिसहरूलाई सुसमाचार भन्नामा बिताए। उनले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुन भनेर देखाए।
- 6 तर यहूदीहरूले पावलको शिक्षाहरू ग्रहण गरेनन्। यहूदीहरूले एकदमै निन्दनीय वचनहरू लगाए। यसकारण पावलले आफ्नो लगाहरूबाट धुला झारे। उनले यहूदीहरूलाई भने, “यदी तिमीहरू मुक्ति चाह्नुहुन्छ भने, त्यो तिमीहरूकै गर्लती हुनेछ। मैले आफूले सक्दो गरे। अब म गैर-यहूदीहरूकहाँ जानेछु।”
- 7 पावल सभाघरबाट बिदा लिए अनि टाइटस जुसटस नाउँ भएको मानिसको घरमा गए। त्यस मानिस सत्य परमेश्वरको पूजाहारी थियो। उसको घर सभाघरकै अर्कोपट्टि थियो।
- 8 क्रिस्पस सभाघरको प्रमुख थिए। क्रिस्पस र अन्य सबै मानिसहरू जो उनको घरमा बस्दथे उनीहरूले प्रभुमा विश्र्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावल ले प्रचारगरेको सु-समचारमा बिश्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावलको समाचार ध्यान लगाएर सुने अनि विश्र्वास गरे अनि बलिस्मा लिए।
- 9 राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभूले तिनलाई भने, “नडराऊ। लगातार मानिसहरूसँग बोलिरहौ। नरोक।
- 10 म तिमीसँग छु। तिमीलाई नोक्सान पार्न कुनै प्रयत्न सफल हुँदैन। मेरा धेरै मानिसहरू यस शहरमा छन्।”
- 11 पावल त्यहाँ डेढ वर्षसम्म बसे, अनि तिनीहरू माझ परमेश्वरको वचनको शिक्षा दिए।

पावललाई गल्लियो सामु ल्याइयो

- 12 गल्लियो अखैया अञ्चलका राज्यपाल भए। कोही यहूदीहरूले उनीसित न्यायलयमा लगे।
 - 13 यहूदीहरूले गल्लियोलाई भने, “यस मानिसले हाम्रो कानूनको विरुद्ध ईश्वर पज्जु भनेर मानिसहरूलाई फकाउने चेष्टा गर्दछ।”
 - 14 पावलले केही भन्न लागेका थिए तर गल्लियोले यहूदीहरूलाई भने, “यदि यी कुराहरू गर्लती अथवा अपराधपूर्ण कामका भए म तिमीहरूका कुरा सुन्ने थिएँ।
 - 15 तर यी शब्दहरू, नाउँहरू र तिमीहरूकै व्यवस्था विषयको हो। यसर्थ यी समस्याहरू तिमीहरू आफै मिलाऊ। म त्यस्ता प्रकारका कुराहरूमा न्यायकर्ता हुन चाहन्न।”
 - 16 तब तिनीहरूलाई गल्लियोले न्यायलयबाट विदा दिए।
 - 17 तब तिनीहरूले सभाघरका अध्यक्ष सोस्थेनिजलाई पक्रे अनि न्यायलय सामुन्ने तिनलाई कुटे। तर गल्लियोले यसमा केही चासो देखाएन।
- पावल एन्टिओक फर्के
- 18 पावल दाज्यु-भाइहरूसँग धेरै दिन बसे। त्यसपछि विदा लिएर जलपथबाट सिरिया गए। प्रिस्किला र अक्वीला पनि तिनीसँगै थिए। किंकियामा परमेश्वरसँग आफ्नो प्रतिज्ञा पूरा गर्न पावलले आफ्नो केश कटाए।
 - 19 त्यसपछि तिनीहरू एफिससमा गए। त्यहाँ तिनले प्रिस्किला र अक्वीलालाई छाडी राखे। तिनी एफिससमा हुँदा सभाघरमा गए अनि यहूदीहरूसँग बात गरे।
 - 20 तिनीहरूले पावललाई अझै केही दिन सम्म बसे आग्रह गरे तर तिनले मानेनन्।
 - 21 पावलले विदा लिएर हिड्ने बेलामा भने, “यदि परमेश्वरको इच्छा भयो भने म तपाईंहरूसकोमा आउनेछु।” अनि तिनी एफिससबाट जल यात्रा गरेर गए।
 - 22 पावल सिजरिया शहरमा गए। तब मण्डलीलाई अभिवादन गर्न उनी यरूशलेम सम्म गए अनि तब एन्टिओक झरे।
 - 23 त्यहाँ तिनी केही समय बसे। त्यसपछि त्यहाँबाट तिनी गलातिया र फ्रिगिया प्रदेशहरूमा गए। अनि चेलाहरूको उत्साह बढाए।

अपोल्लस एफिसस र अखैयामा

- 24 अपोल्लस नाउँ भएको एकजना यहूदी एफिससमा आए। उनी एलेक्जेन्ड्रिया भन्ने शहरमा जन्मिएका थिए। उनी एक विद्वान मानिस थिए। उनलाई धर्मशास्त्रमाथि राम्रो ज्ञान थियो।
- 25 उनले प्रभूको मार्गको विषयमा राम्ररी सिकेका थिए अनि पुरा उत्साहित थिए। येशूका विषयमा उनले जे जति कुरा गरे सबै सही थियो। तर उनले यहून्नाले बाटएको बलिस्माको विषयमा मात्र जान्दथे।
- 26 उनी सभाघरमा निर्धक्क बोल्न थाले। प्रिस्किला र अक्वीलाले उनले भनेको सुने। तिनीहरूले उनलाई आफ्नो घरमा लगे अनि परमेश्वरको बाटोको विषयमा उनलाई अझ स्पष्ट पारेर बुझाई दिए।
- 27 अपोल्लस अखैया देशमा जान इच्छुक थिए। यसैले एफिससका दाज्युभाइहरूले उनलाई सहयोग गरे। अखैयामा भएका येशूका चेलाहरूलाई तिनीहरूले त्यहाँ अपोल्लसलाई ग्रहण गर्नु भनि चिर्छी लेखे। अखैयामा प्रभूको अनुग्रहले गर्दा येशू प्रति यी चेलाहरूको विश्र्वास थियो अनि अपोल्लस तिनीहरूको दुलो सहायक बने।
- 28 उनले सबै मानिसहरूका समक्ष यहूदीहरूको विरोधमा बहस गरे। अपोल्लसले प्रत्यक्ष यहूदीहरू गर्लती भएको प्रमाण गरे। उनले धर्मशास्त्रको आधारमा येशू नै ख्रीष्ट हुन भन्ने प्रमाण दिए।

19

पावल एफिससमा

- 1 अपोल्लस कोरिन्थ शहरमा भएको बेला, पावल एफिससको बाटो भएर धेरै ठाउँहरू भ्रमण गरिरहेका थिए। एफिससमा पावलले कतिपय चेलाहरूस भेटे।
- 2 पावलले उनीहरूलाई सोधे, “के तिमीहरूले विश्र्वास गर्दा पवित्र आत्मा पायौ?”
- तिनीहरूले भने, “हामीले कहिल्यै पनि पवित्र-आत्मा छ भन्ने सुनेका छैनौ।”

- 3 तब पावलले सोधे, “कस्तो प्रकारको बमिस्मा तिनीहरूले लियो?”
तिनीहरूले भने, “यहन्नाले बताएको अनुसार बमिस्मा हामी लिएका छौं।”
4 पावलले भने, “यहन्नाले मानिसहरूलाई आफ्नो जीवन परिवर्तन गर्न चाहनेलाई बमिस्मा दिन्थे। यहन्नाले भन्थे एकैजनालाई मात्र विष्वास गर जो ऊ पछि आइरहेछन्। तिनी ‘येशू’ हुन्।”
5 जब तिनीहरूले यो सुने, तिनीहरूले प्रभु येशूको नाउँमा बमिस्मा लिए।
6 त्यसपछि पावलले तिनीहरूमाथि हातहरू राखिदिए अनि पवित्र आत्मा तिनीहरूमा आउनुभयो। तब तिनीहरूले विभिन्न भाषाहरू बोलन थाले र अगमवाणीहरू गर्न थाले।
7 तिनीहरूको हलमा लगभग बाहजना थिए।
8 पावल सभाघरमा गए अनि साहससँग बोले। तीन महीनासम्म पावलले त्यसै नै गरे। उनले यहूदीहरूसँग बहस गर्थे अनि तिनीहरूलाई परमेश्वरको राज्यको विषयमा प्रेरित गर्थे।
9 तर कतिपय यहूदीहरू कठोर थिए। तिनीहरूले विष्वास गरेनन्। तिनीहरूले परमेश्वरको बाटोको विषयमा धेरै निन्दनीय कुराहरू मानिसहरू समक्ष गरे। यमर्थ पावलले तिनीहरूलाई छाडे अनि चेलाहरूलाई साथमा लिएर हिंडे अनि हरेक दिन टिटरानसको पाठशालामा गएर बहस गर्ने गर्थे।
10 पावलले यस्तो काम दुई वर्ष सम्म गरे। यस्तो कार्यको कारणले गर्दा, प्रत्येक यहूदी र ग्रीकले एशिया देशमा प्रभुको वचन सुने।

स्केवाका छोराहरू

- 11 परमेश्वरले केही असाधारण चमत्कारहरू गर्नेलाई पावललाई प्रयोग गर्नु भयो।
12 पावलले चलाएका रूमालहरू र लुगाहरू लगेर तिनीहरूले विमारीहरूमाथि राखे। जब तिनीहरूले यसो गरे तिनीहरू निको हुन्थे अनि दुष्ट आत्माहरू तिनीहरूबाट बाहिर निस्कन्थे।
13-14 कतिपय यहूदीहरू ठाउँ-ठाउँ डुल्दै दुष्ट-आत्माहरू मानिसहरूबाट हटाइदिन्थे। स्केवाका सात जना छोराहरूले त्यस्तो गर्थे (स्केवा प्रमुख पुजाहारी थिए) तब यी यहूदीहरूले प्रभु येशूको नाम प्रयोगगरी मानिसहरूबाट दुष्ट-आत्माहरू भागउने चेष्टा गर्थे। तिनीहरू भन्थे, “म तँलाई त्यो येशूको नाउँमा जसको नाउँ पावलले प्रचार गर्छ, आदेश गर्छु, बाहिर आइज।”
15 तर एक पल्ट एउटा दुष्ट आत्माले ती यहूदीहरूलाई भने, “म येशूलाई चिन्दछु, अनि पावललाई चिन्दछु, तर तिमीहरू चाँहि को हो?”
16 तब त्यस मानिस जसमा दुष्ट आत्मा चढेको थियो त्यो उफ्रिएर ती यहूदीलाई झम्टियो। उ सबै भन्दा वलियो थियो। उसले तिनीहरूलाई कुट्यो र तिनीहरूको लुगाहरू च्यातिदियो। ती यहूदीहरू त्यस घरबाट नाड्गै र घाइते अवस्थामा भागे।
17 एफिससका सम्पूर्ण मानिसहरू, यहूदीहरू र ग्रीकहरूले यी कुराहरू थाहा पाए अनि निक्कै डराए अनि तिनीहरू सबैले प्रभु येशूको नाउँमा धेरै भन्दा धेरै सम्मान गर्न थाले।
18 धेरै मानिसहरू पनि जो विष्वासी भएका थिए, अघि आए अनि तिनीहरूको दुष्ट कार्यहरू सबैको सामु स्वीकारे।
19 तिनीहरूमध्ये कति जनाले टुनामुना प्रयोग गरेका थिए। तिनीहरूले आफ्नो टुनामुनाका पुस्तकहरू ल्याए अनि सबैको अघि ती पुस्तकहरू जलाए। ती पुस्तकहरूको मूल्य झण्डै पचास हजार चाँदीका सिक्काहरू जति अनुमान गरियो।
20 यस्तो प्रकारले, प्रभुको वचन चारैतिर फैलिन थाल्यो अनि मानिसहरूमा जोडले प्रभाव पार्दै गयो।

पावलको यात्रा गर्ने योजना

- 21 तब कुराहरू भइसके पछि, पावलले म्यासिडोनिया र अखिया अनि यरूशलेम जाने योजना बनाए। पावलले सोचे, “यरूशलेम भ्रमण गरिसके पछि म रोम भ्रमण गर्छु।”
22 तिमोथि र इरास्तस दुइजना पावलका सहकर्मीहरू थिए। पावलले तिनीहरूलाई म्यासिडोनिया अगाडी नै पठाए। पावल केही समयको लागि एशियामै बसे।

एफिससमा अशान्त

- 23 तर त्यस समयमा एफिससमा ठूलो अशान्ति भएको थियो। यो अशान्ति परमेश्वरको मार्गको विषय लिएर भएको थियो।
24 त्यहाँ डेमेट्रियस नाउँ भएको एकजना मानिस थिए। उनले चाँदीको काम गर्थे। उनले देवी आर्तेमिस मन्दिरको चाँदीको सानो नमुनाहरू बनाए। यसरी यस्तो शिल्पी कर्मीहरूलाई निकै काम दिएर पैसा दिए।
25 डेमेट्रियसले यी सबै नमुनाहरूलाई र यस्ता व्यवसायसित सम्बन्धित सबै मानिसहरूलाई भेला गरे अनि तिनीहरूलाई भने, “तिमीहरू राम्ररी जान्दछौ, यस कामबाट हामीले निकै पैसा कमाउँछौ।
26 तर हेर, यो पावल भन्ने मानिसले के गरिरहेछ! उसले उनले के भनिरहेछ! पावलले धेरै जनालाई प्रभावित र परिवर्तन गरिसक्यो। उसले यहाँ एफिससमा र एशियाको सारा देशहरूमा यस्तो कार्यहरू गरिसकेकोछ। पावलले भन्छ कि मानिसहरूले बनाएको देवताहरू साँचो देवताहरू होइनन्।
27 पावलले भनेका त्यस्ता कुराहरूले मानिसहरू हाम्रो पेशा विद्ध हुने खतरा हुन्छ। तर त्यहाँ अर्को खतरा पनि छ: मानिसहरूले सोचन सक्लान कि महान देवी आर्तेमिसको मन्दिर कुनै महत्वपूर्ण कुरो होइन! त्यस अवस्थामा उनको महानता नष्ट हुनेछ। आर्तेमिस देवी सारा एशिया र संसारको प्रत्येक ठाउँमा नै पूजिन्छन्।”
28 यस्तो कुरा सुनेपछि तिनीहरू क्रोधित भए। तिनीहरू चिचचाउन थाले, “आर्तेमिस, एफिससका महान देवी हुन्।”
29 शहरका सबै मानिसहरू अस्तव्यस्त भए। तिनीहरूले गायस र अरिस्तार्खसलाई समाते। (यी दुईमानिसहरू म्यसोडोनियावासी थिए र पावलसँग यात्रा गरिरहेका थिए।) सबै मानिसहरू रङ्गा-भवनतिर दगुरे।
30 पावल पनि त्यस भित्र जान चाहन्थे, अनि मानिसहरूको भिडलाई सम्बोधन गर्न चाहन्थे तर येशूका चेलाहरूले तिनीहरूलाई जान दिएनन्।
31 त्यस देशका कतिपय नेताहरू पावलका मित्रहरू थिए। तिनीहरूले पावलाई तमासा-घरभित्र नजान्नु भन्ने खबर पठाए।
32 कतिपय मानिसहरू एउटा कुरामा चिच्याइरहेका थिए कतिपय अर्कै कुरामा चिच्याइ रहेका थिए। त्यो सभा अन्योलपूर्ण थियो। धेरै मानिसहरू त्यहाँ आफू किन आएका थिए बुझ्नै थिएनन्।
33 यहूदीहरूले अलेकज्याण्डर नाउँ भएको एक जना मानिसलाई जनताको अगाडी उभ्याए। मानिसले उनलाई अब के गर्नु सो भने। अलेकज्याण्डरले आफ्नो हात ती भिडहरू भएतिर हल्लाए किनभने उसले तिनीहरूलाई ब्याख्या गरेर बुझाउन चाहन्थे।
34 तर जब मानिसले चाल पाए कि अलेकज्याण्डर एक यहूदी थिए, तिनीहरू सबैबाट दुई घण्टा सम्म एउटै स्वर आयो, “एफिससवासीहरूकी आर्तेमिस महान हुन्।” यो आवाज दुई घण्टा सम्म चलिरह्यो।

35 त्यसपछि शहरका हाकीमले तिनीहरूलाई शान्त पार्न प्रयास गरे अनि भने, “एफिससका मानिसहरू हो! के संसारमा कोही मानिस छन् जसले एफिसस शहरको महादेवी आर्तेमिस मन्दिर छ अनि उनको मूर्ति जो स्वर्गबाट झरोको हो भन्ने जान्दैन?

36 कुनै मानिसले पनि त्यो सत्य होइन भन्न सक्तैन। यसर्थ तिमीहरू शान्त हौं अनि केही गर्न भन्दा अगाडी सोच।

37 “तिमीहरूले यी मानिसहरूलाई ल्यायो, तर तिनीहरूले हाम्रो देवी विस्ट्रु एक शब्द पनि निन्दा गरेका छैनन्। तिनीहरूले मन्दिरबाट केही पनि चोरका छैनन्।

38 हाम्रो न्यायालयहरू छन् अनि त्यहाँ निर्णायकहरू छन्। डेमेत्रियस र उनका कारीगरहरूको कसैको विरोधमा केही छ भने तिनीहरू न्यायालयहरू जाउन्। न्यायालयमा तिनीहरूले आपसमा दोषारोपन गर्छन्।

39 “अरू अझ केही चर्चा गर्न बाँकी रहे ती कुराहरू शहरवासीहरूको नियमित सभाले मिलाउने छ।

40 किनभने आज यहाँ घटेको घटनाको कारणले अब दङ्गाको दोष आउने सम्भावना छ। किनभने आजको यस सभाको जब कुनै ठोस कारण छैन, यस समस्याको विषयमा वास्तवमा वयान दिन सकिदैन।”

41 शहरका हाकिमले यति भनेर सबैलाई घर-घर जान भने।

20

पावल म्यासिडोनिया र ग्रीस जाँदछन्

1 जब गडबडी शान्त भयो, पावलले येशुका चेलाहरूलाई उनलाई भेट्न भनी बोलाए। उनले तिनीहरूलाई उत्साह दिए र विदा लिए। पावल तिनीहरूसँग विदा लिएर म्यासिडोनिया गए।

2 म्यासिडोनिया भएर जाँदा उनले येशुका चेलाहरूलाई उत्साह दिन धेरै कुरा गरे। तब उनी ग्रीस गए।

3 उनी त्यहाँ तीन महिना बसे।

उनी समुद्रयात्राबाट सिरिया जान ठीकठाक पर्दथे, तर उनको विप्लवमा केही यहूदीहरूले षड्यन्त्रहरू रचेका थिए। यसैले पावलले म्यासिडोनिया भएर सिरिया जाने निर्णय लिए।

4 कतिपय मानिसहरू उनीसँग थिए। तिनीहरू थिए: पाइरसको छोरो बिरियावासी सोपाटर, थिस्सलोनिकावासी, अरिस्तार्खस र सिकन्डस, डर्बी शहरका निवासी गायस, तिमोर्थी अनि एशियाबाट दुइजना जो टाइकिक्स र त्रोफिमस थिए।

5 तिनीहरू हामी भन्दा अघि गए अनि तिनीहरूले हामीहरूले हामीलाई त्रोअसमा पछिरे।

6 अखमीरी रोटीको चाड पछि हामी समुद्र यात्रा गरेर फिलिपीतिर गयौं। हामीले ती मानिसहरूलाई पाँच दिनपछि त्रोअसमा भेट्यौं। हामी त्यहाँ सात दिन बस्यौं।

त्रोअसमा पावलको अन्तिम यात्रा

7 सप्ताहको पहिलो दिन, हामी सबै प्रभुको भोज खान एकत्रित भयौं। पावलले अर्को दिन विदा लिने सम्झी तिनीहरूसँग बात मारे। पावलले मध्यरात सम्म गफ जारी राखे।

8 हामी माथिल्लो तलामा जहाँ भेला भएका थियौं। त्यहाँ धेरै बत्तीहरू झिलिमिलि बलिरहेको थियो।

9 त्यहाँ एक युटाइक्स नाउँको युवा थियो जो इयालमा बसिरहेको थियो। पावल गफमा मस्त थिए, अनि युटाइक्सलाई निद्राले ग्रस्त पार्यो। अन्तमा, युटाइक्स त्यही निदायो अनि तेस्रो तल्लाको इयालबाट भुइँमा पछारियो। जब मानिसहरू उसलाई उठाउन गए तब ऊ मरिसकेको थियो।

10 पावल युटाइक्स कहाँ ओल्लिए। उनले घुँडा टेकेर आँगो हाले। पावलले अन्य विश्वासीहरूलाई भने, “सुर्ता नगर, यिनी जिउँदै छन्।”

11 पावल फेरि माथिल्लो तल्लामा गए। उनले रोटी टुक्राए अनि खाए। पावल तिनीहरूसँग धेरै बेरसम्म कुरा गरिरहे। उनको गफ सकिन्दा मिमिरी बिहान भइसकेको थियो। त्यसपछि पावल गए।

12 मानिसहरूले त्यस युवकलाई लिएर घर गए। उ जिउँदै थियो अनि तिनीहरूलाई आराम भयो।

त्रोअसदेखि मिलेटसको यात्रा

13 हामी अस्सोस तिर समुद्रयात्रामा पावल भन्दा अघि गयौं। हामीले प्रथम पावललाई नै भेट्यौं। उनले हामीसँग अस्सोसमा भेट्ने र जहाजमा सामेल हुने योजना गरे। पावलको जमीनबाटै अस्सोस जाने इच्छाले गर्दा यस्तो कार्यक्रम बनाए।

14 पछि पावललाई हामीले अस्सोसमा भेट्यौं। अनि उनी हामीसँग जहाजमा आए। हामी सबै मितिलेनेमा गयौं।

15 हामी जाहजबाटै गयौं अनि अर्को दिन चिअसो टापू पुग्यौं। अर्को दिन हामी समुद्र यात्रा गरेर सामोस भन्ने टापू गयौं। एकदिन पछि हामी मिलेटस पुग्यौं।

16 पावलले पहिले नै एफिससमा नरोकिने भनेर निर्णय लिएका थिए। उनी एशियामा धेरै दिन बस्न पनि चाहैनन्। उनी हतारमा थिए किनभने उनी सम्भव भए पेन्तिकोष पर्वमा यरूशलेममा हुन चाहन्थे।

पावल एफिससवासी बुञ्जकहरूसँग बोल्छन्

17 मिलेटसबाट पावलले एफिससमा खबर पठाए अनि त्यो खबरमा पावलले एफिससको मण्डलीका अग्रजहरूलाई उनीकहाँ आइदिने निमन्त्रण गरे।

18 जब अग्रजहरू आए, पावलले तिनीहरूलाई भने, “म एशियामा पहिलो पल्ट आएको दिनदेखि नै तिमीहरू जान्दछौ, तिमीहरूसँग जति समय बित्ताए, म कस्तो प्रकारले बसें।

19 तर यहूदीहरूले मेरो विप्लव धेरै षड्यन्त्रहरू गरे जसले गर्दा मैले प्रभुकै सेवा गर्ने।

20 मैले प्रत्येक दिन जति पनि काम गरे तिमीहरूकै भलाईको लागि गरे। मैले येशुको विषयमा सुसमाचार तिमीहरूलाई भने अनि मैले मानिसहरूको अघि अनि तिमीहरूको प्रत्येक घरमा सिकाएँ।

21 मैले सबै यहूदीहरू अनि ग्रीकहरूलाई हृदय परिवर्तन गर्न परमेश्वरमा आउनु भने। मैले तिनीहरू सबैलाई हाम्रो प्रभु येशुमाथि विश्वास गर भनें।

22 “तर अब पवित्र आत्माको आदेश पालन गर्ने पर्छ। म यरूशलेम जानै पर्छ र म जान्दिन त्यहाँ मेरो के गति हुन्छ।

23 म यति जान्दछु कि प्रत्येक शहरमा पवित्र आत्माले भन्छ कि बन्धन र कष्टहरूले यरूशलेममा मलाई पछिरेको छ।

24 म मेरो आफ्नै जीवनलाई ध्यान दिन्छु। मुख्य कुरो मैले मेरो कार्य गरी सक्नु पर्छ। म त्यो कार्य सिद्धाउन चाहन्छु जुन प्रभु येशुले सुम्पिनु भयो मानिसहरूलाई परमेश्वरको अनुग्रहको सुसमाचार भन्नु।

25 “अनि अब मलाई ध्यान दिएर सुन। म जान्दछु कि तिमीहरू कसैले पनि मलाई फेरि कहिल्यै देख्ने छैनौ। म तिमीहरूसँग सधैं थिएँ, मैले तिमीहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार भनें।

26 यसर्थ आज म भन्न लागिरेहुँ कि म निःसन्देह छु यदि तिमीहरू मध्ये कसैले मुक्ति पाएनौ भने परमेश्वरले मलाई दोष लगाउनु हुनेछैन।

- 27 म यो भन्न सक्छु किनभने म जान्दछु कि मैले तिमीहरूलाई सबै कुराहरू भन्ने जुन तिमीहरूले जानुन् भन्ने परमेश्वर चाहनु हुन्थ्यो।
- 28 तिमीहरू आफै र सबै बगालको निम्ति सावधान बस्। पवित्र आत्माले तिमीहरूलाई त्यो बगालको हेरचाह गर्न अनि परमेश्वरको मण्डलीको गोठालो गर्न सुम्पिनु भएको छ, जुन परमेश्वरले मण्डलीलाई आफ्नै रगतले किन्नु भएको छ।
- 29 म जान्दछु कि म गई सके पछि कतिपय पुष्पहरू तिमीहरूका दलमा आउनेछन्। तिनीहरू कुर ब्यँसोहरू जस्ता हुन्। तिनीहरूले यो बथानलाई ध्वंस पार्ने कोशिश गर्नेछन्।
- 30 तिमीहरूका आफ्नै झण्डबाट पनि त्यस्ता मानिसहरू देखा पर्नेछन् जसले सत्य कुरोलाई बडुग्याउने छ। तिनीहरूले येशूका चेलाहरू विभाजित गराउन चेष्टा गर्नेछन् अनि तिनीहरूलाई फछ्याउनु भन्नेछन्।
- 31 यसैले सावधान बस्। प्रत्येक दिन यो कुरा याद गर्नु: म तिमीहरूसँग तीन वर्ष सम्म थिएँ। त्यस समय मैले तिमीहरूलाई चेतावनी दिइरहेँ। मैले रात-दिन तिमीहरूलाई शिक्षा दिएँ। म प्रायः तिमीहरूको लागि रोएँ पनि।
- 32 “अब म तिमीहरूलाई परमेश्वरको जिम्मा अनि उहाँको अनुग्रहको संदेशमा छाडेर जाँदछु जसले तिमीहरूलाई बलियो बनाउनेछ। त्यो सन्देशले तिमीहरूलाई आशीर्वाद दिनेछ जुन परमेश्वरले उहाँका सबै पवित्र मानिसहरूलाई दिनुहुन्छ।
- 33 मैले कहिल्यै पनि आफ्नो लागि कसैको पैसा र लुगाहरू चाहिनँ।
- 34 तिमीहरू जान्दछौ मैले आफ्नो र जो मसँग थिए तिमीहरूको खाँचो पूर्ति आफै गरे।
- 35 मैले तिमीहरूलाई सधै म जस्तै खट भएर देखाएँ अनि जो दुर्बल छन् तिनीहरूलाई मद्दत गर भनौ। मैले प्रभु येशूको वचन याद गर्न सिकाँएँ। येशूले भन्नुभयो, “लिनु भन्दा पनि दिनुमा नै धैर आनन्द छ।”
- 36 जब पावलले ती कुराहरू भनिसके, उनी घुँडा टेकेर बसे र प्रत्येकले मिलेर प्रार्थना गरे।
- 37-38 तिनीहरू प्रत्येक नै रोए, धेरै रोए। तिनीहरू अत्यन्त उदास भए कारण पावलले भनेका थिए कि विशेष गरी अब तिनीहरूले उनलाई कहिल्यै देख्ने छैनन्। तिनीहरूले पावललाई अड्यालो हाले र चुम्बन गरे। तिनीहरू उनलाई विदा दिन जहाज सम्म गए।

21

- पावल यस्शलेम जाँदछन्
- 1 हामीले अग्रजहरूबाट बिदा लिए पछि जहाज चल्न शुरू भयो। हामी समुद्र यात्रा गरेर सोड्रे कस टापू गयौं। अर्को दिन रोडसको टापूमा आयौ। त्यहाँदेखि पटारा पुग्यौं।
- 2 पटारामा हामीले एक जहाजमा समुद्र यात्रा गरेर गयौं।
- 3 हामी साइप्रस टापूको छेउमा पुग्यौं। हामी त्यसलाई उत्तर दिशा तर्फ हेर्न सक्दथ्यौ तर हामी रोकिएनौ। हामी सिरिया देशमा गयौं। हामी टायर शहरमा थामियो किनभने जहाजले बोकेको माल वस्तु झार्नु थियो।
- 4 हामीले टायर शहरमा येशूका चेलाहरू भेट्यौं र उनीहरूसँग सात दिन बस्यौं। तिनीहरूलाई पवित्र आत्माले दिएको खबरको आधारमा तिनीहरूले पावललाई यस्शलेम नजानु भनी चेतावनी दिए।
- 5 तर जब हामीले त्यहाँको भ्रमण शेष गर्यौं, विदा लियौं र यात्रा जारी नै राख्यौं। सबै येशूका चेलाहरू यहाँ सम्म कि स्वासीमानिसहरू र केटाकेटीहरूले पनि हामीलाई बिदा दिन शहर बाहिरसम्म आए। हामी सबैले किनारमा घुँडा टेक्यौ अनि प्रार्थना गर्यौं।
- 6 त्यसपछि हामीले विदा लिएर जहाजमा चढ्यौं। चेलाहरू घर फर्के।
- 7 हामी टायरदेखि आफ्नो यात्रा जारी राख्दै टोलेमाइस शहरमा गयौं। हामीले चेलाहरूलाई स्वागत गर्यौं र उनीहरूसँग एकदिन बस्यौं।
- 8 अर्को दिन टोलेमाइस शहर छाड्यौ अनि सिजारिया शहरमा गयौं। हामी फिलिपको घरमा गयौं र बस्यौं। फिलिप सुसमाचर प्रचार गरेर परमेश्वरको सेवा गरिरहेका थिए।
- 9 उनका चारजना अविवाहित छोरीहरू थिए र तिनीहरूले अगाववाणी गर्ने प्रतिभा पाएका थिए।
- 10 त्यहाँ धेरै दिन बसेपछि, एकजना अगाववक्ता अगावस यहूदीयाबाट आए।
- 11 तिनी हामीकहाँ आए र पावलको पेटी मागे। त्यसपछि अगावसले त्यो पेटीले हात र खुट्टा बाँधे अनि भने, “पवित्र आत्माले, भन्नुहुन्छ, ‘यो पेटी जसको हो उसलाई यसरी यस्शलेमा यहूदीहरूले बाँध्नेछन्। त्यसपछि तिनीहरूले उसलाई गैर-यहूदी मानिसहरूसँग सुम्पिन्छन्।’”
- 12 हामी सबैले ती शब्दहरू सुन्यौं। यसैले हामीहरू र येशूका अरू स्थानीय चेलाहरूले पावललाई यस्शलेम नजानु भनेर बिन्ती गर्यौं।
- 13 तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो छिन्न पारी रहेछौ? म यस्शलेममा बाँधिनु तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छु!”
- 14 हामीले उनलाई यस्शलेमबाट टाढा राख्न सकेनौं। यसकारण हामीले उनलाई बिन्ती गर्न छोडी दियौं र भन्यौं, “हामी प्रार्थना गर्छौं कि जे प्रभुले चाहनु हुन्छ त्यही हुनेछ।”
- 15 त्यसपछि हामी यस्शलेममतिर जान तयार भयौं
- 16 सिजारियावासी येशूका कतिपय चेलाहरू हामीसँग गए। ती चेलाहरूले हामीलाई साइप्रसका मानिस मनासोनको घरमा लगे। मनासोन येशूका एकजना एकदम पुरानो चेला थिए। तिनीहरूले हामीलाई उनको घरमा लगे र हामी त्यही बस्यौं।

पावल याकुबलाई भेट गर्न जाँदछन्

- 17 यस्शलेममा विस्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए।
- 18 अर्कोदिन, याकुबलाई भेट्न पावल हामीसँग गए। सबै अग्रजहरू पनि त्यहाँ थिए।
- 19 पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के-के कामहरू गर्नुभयो एक-एक गरी वृत्तान्त सुनाए।
- 20 जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विस्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्त्वको छ।
- 21 अरू देशहरूमा गैर-यहूदीहरू माझमा बसे यहूदीहरूलाई तिमीले मोशाको व्यस्था पालन नगर्नु भनी शिक्षा दियौ भन्ने तिनीहरूले सुनेकाछन् कि यहूदीहरूका छोरा-छोरीहरूलाई खतना गर्नु पर्दैन र हाम्रो रीति-रिवाज मान्नु पर्दैन भनी तिमीले शिक्षा दियौ।
- 22 “के गर्नु पर्ने? यहाँ यहूदी विस्वासीहरूले तिमी आएको निश्चय चाल पाउनेछन्।
- 23 यसर्थ के गर्नु पर्ने हो हामी बताउँछौं हाम्रा चारजना मानिसहरूले परमेश्वरलाई वाचा गरेका छन्।

24 यिनीहरूलाई लिएर जाऊ र तिनीहरूसँगै आफू पनि चोखिनु। तिमीले तिनीहरूको केश खोरने पैसा देऊ यसो गरे यो प्रमाण हुनेछ कि तिम्रो विषयमा तिनीहरूले जे सुने त्यो सत्य होइन। तिनीहरूले तिमीले मोशाको नियम तिम्रो आफ्नै जीवनामा पालन गरेको देखेछन्।

25 'गैर-यहूदी विश्वासीहरूको विषयमा हामीले तिनीहरूलाई चिठी यसो भन्दै पठाएका छौं:

'मूर्तिहरूमा चढाएको खाद्य नखानु।
निमोटेर मारेका पशु नखानु, रगत नखानु।
र कुनै प्रकारको व्यभिचार नगर्नु।' "

पावलको पत्राऊ

26 पावल ती चारजना मानिसहरू आफ्नो साथ लिएर गए र तिनीहरूका चोखिने उत्सवमा भाग लिए। त्यसपछि चोखिने दिनको समापन कहिले हुने अनि तिनीहरू प्रत्येकलाई भेटी दिइने त्यसको उद्घोषण गर्न तिनी मन्दिरभित्र गए।

27 जब सात दिन बिन्न लागेको थियो कतिपय एशियाका यहूदीहरूले पावललाई मन्दिर प्राणंमा देखे। तिनीहरूले सबै मानिसहरूलाई उतेजित बनाए अनि पावललाई पक्रे।

28 तिनीहरू जोडले चिच्याए, "यहूदीहरू हो, हामीलाई सघाऊ। यही मानिस हो जसले मोशाको व्यस्थाको विरुद्ध, आफ्नै मानिसहरूका विरुद्ध, यी मन्दिरको विरुद्ध, शिक्षा दिइरहेछ। यो मानिसले यी कुराहरू सबै मानिसहरूलाई चारेतिर सिकाइरहेछ। अनि उसले कतिपय गैर-यहूदीहरूलाई मन्दिरको प्राङ्गणमा ल्याएकोछ। उसले यस पवित्र ठाउँलाई अशुद्ध पारेको छ!"

29 यहूदीहरूले यसो भनेको कारण उनीहरूले एफिमसलाई पावलसंग यरूशलेमा देखेका थिए अनि सोचे कि उनलाई पावलले मन्दिर क्षेत्रभित्र ल्याएको छ।

30 यरूशलेमा खलबल मच्चियो। मानिसहरू सबै तिरबाट दौडेर आए अनि पावललाई पक्रे अनि तामेर मन्दिरको क्षेत्रबाट बाहिर निकाले। मन्दिरको प्रवेशद्वारहरू तुरुन्तै बन्द भए।

31 जब मानिसहरूको भीडले पावललाई मार्न तरखर गर्दै थिए रोमन सेनापतिले सम्पूर्ण शहरमा गण्डगोल भड्रेको सूचना पाए।

32 सेनापति तुरुन्तै त्यस ठाउँमा केही सेना अधिकारीहरू र सेनाहरू साथमा लिएर पुगे। मानिसहरूले सेनापति र सेनाहरू आएका देखे, तिनीहरूले पावललाई कुटपिट गर्न छोडे।

33 जब सेनापति पावलको छेउमा गएर पक्राउ गरे। सेनापतिले आफ्ना सेनाहरूलाई पावललाई दुइटा साइलाहरूले बाँध्नु भनी हुकूम दिए। त्यसपछि सेनापतिले सोधे, "यो मानिस को हो? उसले के गर्लती गरेको छ?"

34 कतिपय मानिसहरूले एक थरीका कुराहरू गरिरहेका थिए अनि अन्य कतिपय मानिसहरूले अर्को थरीका कुराहरू गरिरहेका थिए। यस्तो अन्योलका कुराहरूले गर्दा सेनापतिले सत्य कुरा पत्ता लगाउन सकेनन्। तसर्थ, सेनापतिले सेनाहरूलाई सेना भवनमा पावललाई लैजान भन्ने हुकूम गरे।

35-36 सम्पूर्ण जनसमूह तिनीहरूका पछि आए। जब सिपाहीहरू सिँटीका छेउमा आइपुगे, तब तिनीहरूले मानिसहरूको हिंसाको कारणले पावललाई बोकेर लगे। मानिसहरू तिनीहरूलाई पछ्याउँदै कराए, "त्यसलाई मार!"

37 सेनाहरू पावललाई सैन्य भवनमा लैजान तयार थिए। तर पावल सेनापतिसंग बोले। उनले सोधे, "तपाईंलाई केही भन्न सक्छु?"

सेनापतिले भने, "अरे! तिमी ग्रीक भाषा बोल्छौ?"

38 मैले सोचेको मानिस तिमी होइन रहेछौ? मैले तिमीलाई मिश्रदेशवासी सम्झिरहेको थिएँ जसले (सरकाको विरुद्ध) केही अधि विद्रोह गर्न थालेको थियो। र ऊ मर्यानामा चार हजार ज्यानमाहाहरूका अगुवा भएका थिए।"

39 पावलले भने, "म सिलिसियाका देशबाट आएको यहूदी हुँ म त्यहाँ प्रसिद्ध शहर टार्ससको नागरिक हुँ। दया गरेर मलाई मानिसहरूसँग बोल्न दिनुहोस्।"

40 सेनापतिले पावललाई मानिसहरूसँग बोल्नु अनुमति दिए। यसकारण उनी सिँटीमा उभिए अनि उनले हातको इशाराले मानिसहरू शान्त हुन भने। जब मानिसहरू शान्त भए पावल तिनीहरूसँग बोले। उनले यहूदी भाषामा तिनीहरूसँग बोले।

22

पावल मानिसहरूसँग बोल्छन्

1 पावलले भने, "मेरा दाज्यू-भाइहरू, र पिताहरू मलाई ध्यान दिएर सुन! तिमीहरूका सामु म आफ्नो बचाउको पक्षमा कुरा गर्नेछु।"

2 पावलले यहूदी भाषामा बोलेको यहूदीहरूले सुने। जब पावलले यहूदी भाषा बोलेको यहूदीहरूले सुने तिनीहरू झन चुपचाप बसे। पावलले भने, 3 "म एक यहूदी हुँ। म सिलिसिया प्रदेशको टार्ससमा जन्मेको हुँ। तर म यही शहरमा हुँकिएको हुँ। म गमलीयलको* शिष्य थिएँ। उहाँले मलाई

हाम्रा पिता पुर्खाहरूका नियम अनुसार कडासंग प्रशिक्षण गराउनु भयो। म परमेश्वरमा अत्यन्त उरसाही छु तिमीहरू जस्तै आज जो यहाँ छौ।

4 जसले येशूको मार्ग अपनाए तिनीहरूलाई मैले मृत्युको मुख सम्म खेदो गरेँ। मैले पुस्र र नारीहरूलाई पक्रे अनि जेलमा थुने।

5 "प्रधान पूजाहारीहरू र सम्पूर्ण बढा यहूदी अगुवाहरू यसका गवाही छन्। दमीशकका यहूदी दाज्यू-भाइहरूका निम्ति तिनीहरूबाट मैले चिठी लिएँ। म त्यहाँ पनि येशूका चेलाहरूलाई पक्राउन र तिनीहरूलाई दण्ड दिलाउन यरूशलेम ल्याउन भनि गएको थिएँ।

पावलले आफ्नो परिवर्तन बारे भन्छन्

6 "म दमीशकको बाटो जाँदै गर्दा अचानक एक घटना घड्यो। त्यति बेला मध्यान भएको थियो जब म दमीशक नजिक पुगेको थिए। अचानक आकाशबाट एक शक्तिशाली ज्योति मेरो वरिपरि चम्कियो।

7 म भईंमा लडें। मलाई केही भनिरहेको एक आवाज सुने, 'शवल, शवल, तिमीले किन मलाई सताइरहेछौ?'

8 'मैले सोधेँ, 'तपाईं को हुनुहुन्छ प्रभु?' त्यस आवाजले भन्यो, 'म नासरतको येशू हुँ, जसलाई तिमाले सताइरहेछौ।'

9 मानिसहरू जो मसँग थिए तिनीहरूले ज्योति देखे, तर ती एक मसँग जो बात गर्दै हुनुहुन्थ्यो, त्यो आवाज तिनीहरूले सुनेनन्।

10 'मैले भने, 'मैले के गर्नु पर्ला प्रभु?' प्रभुले जवाफ दिनु भयो, 'उठ अनि दमीशक जाऊ। तिमीले गर्नु पर्ने मैले ठीक गरेको काम त्यहाँ तिमीलाई भनिनेछ।'

11 मैले केही देख्न सकिन किनभने त्यो तीब्र उज्यालो ज्योतिले मलाई अन्धा बनायो। मसँग भएका मानिसहरूले मलाई मेरो हात समातेर दमीशक लगे।

* 22:3: गमलीयल फरिसीहरूको एक अति महत्वपूर्ण शिक्षक, यहूदी धार्मीक समूह। (प्रेरित 5:34)

12 “दमीशकमा एकजना हनानिया नाउँ भएको मानिस थिए। उनी मोशाको व्यवस्था पालन गर्ने श्रद्धालु भक्त थिए। त्यहाँ बसे यहूदीहरूले उनलाई सम्मान गर्थे।

13 हनानिया मकहाँ आए अनि भने, भाइ शावल! तिम्रो दृष्टि प्राप्त गर! अचानक मैले उनलाई देख्न सकेँ।

14 “हनानियाले भने, ‘हाम्रा पिता पुर्खाहरूका परमेश्वरले तिमीलाई उहाँको इच्छा जान्न, ती धार्मिकतालाई देख्ने अनि उहाँको मुखबाट शब्दहरू सुन्न पहिल्यै चुनिसक्नु भएको थियो।

15 सबै मामिसहरूका निम्ति तिमी उहाँको गवाही बन्दछौ। तिमीले उनीहरूलाई आफुले देखेका र सुनेका कुराहरू भन्नेछौ।

16 अब तिमी बेसी नपार्छ। उठ, उहाँको नाउँमाथि विश्वास गरेर बस्मिसा लेऊ र तिम्ना पापहरू पखाल।’

17 “त्यसपछि, म यरूशलेम फर्केँ। जब म मन्दिरमा प्रार्थना गरिरहेको थिएँ मैले एक दर्शन पाँए।

18 मैले येशूलाई देखे र उहाँले मलाई भन्नुभयो, ‘झट्टै गर, यरूशलेम छोडीहाल तुरुन्तै किनभने मानिसहरूले मेरो विषयमा तिमीले दिएको गवाही स्वीकारने छैनन्।’

19 ‘मैले भने, ‘तर प्रभु, मानिसहरूले जान्दछन् कि म नै एक हुँ जो तपाईंको विश्वासीहरूलाई सभाघरहरूभित्र पक्रन र कुटन गर्छेँ।

20 मानिसहरूले यो पनि जान्दछ कि तपाईंको गवाही, स्तिफनसको जब रात बग्यो, म त्यहाँ पनि त्यस काण्डमा सहयोग गर्दै उनलाई मार्नेहरूको लुगाहरू सँगै बसेको थिएँ।’

21 “तर येशूले मलाई भन्नुभयो, ‘गई हाल तुरुन्तै तब म तिमीलाई टाढा गैर-यहूदीहरू भएकोमा पठाउने छु।’ ”

22 पावलले भनेको यो अन्तिम कुराहरूमा मानिसहरूले ध्यान दिएनन्। उनीहरूले उनको कुरा उनले त्यति भन्नुजेल सम्म सुने। तब प्रत्येक मानिस चिच्याए, “उसलाई मार! उसलाई संसारदेखि हटाई देऊ। यो बौद्ध योग्य छैन।”

23 तिनीहरूले कराउँदै उनीहरूका लुगाहरू फ्याँकीदिए। तिनीहरूले धूलोहरू हावामा उडाए।

24 तब सेनापतिले सिपाहीहरूलाई भने पावललाई सैन्य भवनमा लैजाऊ। उनले सिपाहीहरूलाई कुटपीट गरेर तिनलाई जाँच गर्ने आदेश दिए। यसो गर्दा कतै मानिसहरू किन यसरी तिनको विरोधमा कराइरहेछन् जान्न सकिने तिनी आशा गर्दै थिए।

25 यसैले कुटपीट गर्न सिपाहीहरूले पावललाई बाँध्दै थिए। तर पावलले त्यहाँ उभिरहेको सेना अधिकारीलाई भने, “के एक रोमी नागरीकलाई जो दोषी हो भने प्रमाण नै नभई, तिम्रो कोरी लगाउने अधिकार छ?”

26 जब सेना अधिकारीले त्यस्तो सुने ऊ सेनापति कहाँ गएर ती कुरा भने। सेना अधिकारीले भन्यो, “तिमी जान्छौ तिमीले के गरिरहेका छौ? यो मानिस रोमी नागरिक हो।”

27 सेनापति पावलकहाँ आए र भने, “मलाई भन तिमी साँच्चिने रोमी नागरिक हो?”

पावलले जवाफ दिए, “हजुर।”

28 सेनापतिले भने, “मैले एक रोमी नागरिक हुनलाई धेरै पैसा खर्च गरेको र तिरको छु।”

तर पावलले भन्यो, “म रोमी नागरिक भएँ जन्मेको थिएँ।”

29 ती मानिसहरू जसले पावललाई प्रश्नहरू गर्न तयार भइरहेका थिए, पावललाई छाडेर गए। सेनापति डराइ रहेका थिए किनभने उसले पावललाई अघिबाटै बाँधिसकेको थियो अनि पावल एक रोमी नागरिक थिए।

पावल यहूदी अगुवाहरूसँग बोल्छन्

30 सेनापतिले यहूदीहरू किन पावललाई दोष्याइरहेछन् बुझ्न चाहन्थे। यसर्थ अर्को दिन उनले पूजाहारीहरू यहूदीहरू अनि सारा महा-सभालाई भेला हुने आदेश दिए। सेनापतिले पावललाई बाँधेका साङ्गलाहरू खोल्दिए। त्यसपछि पावललाई ल्याए अनि तिनीहरूको सामुन्ने उभ्याए।

23

1 पावलले यहूदी-महासभालाई हेरे अनि भने, “मेरा दाज्यू-भाइहरू हो, मैले आज सम्म मेरो जीवन राम्रो विचारमा नै बिताँएँ।”

2 हनानिया, प्रधान पूजाहारी पनि त्यहाँ थिए। हनानियाले पावलले भनेको सुने र मानिसहरूलाई आदेश दिए जो पावलकै मुखमा हिकाउज जो छेउमा उभिएका थिए।

3 पावलले हनानियालाई भने, “परमेश्वरले पनि तिमीलाई हिकाउनु हुनेछ। तिमी एक मैला भिन्ना जस्तो छौ जुन सेतो रंगले पोतेको छ। मोशाको व्यस्था अनुसार मेरो न्याय गर्न तिमी त्यहाँ बसिरहेका छौ यद्यपि तिमी मलाई हिकाउने आदेश दिएर कानून अमान्य गरिरहेका छौ।”

4 पावलको छेउमा उभिरहेका मानिसहरूले भने, “तिमीले त्यसरी प्रभुको प्रधान पूजाहारीसँग बात गर्नु हुँदैन, तिमीले उनलाई निन्दा गरिरहेछौ!”

5 पावलले भने, “दाज्यू-भाइहरू, मलाई थाहा थिएन कि उनी प्रधान पूजाहारी हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तिमीले तिम्ना मानिसहरूका अगुवाको विषयमा खराब कुराहरू गर्नु हुँदैन।’”

6 सभामा कतिपय मानिसहरू सद्किहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महा-सभाप्रति चिच्याए, “मेरा दाज्यू-भाइहरू, म फरसीको छोरो फरसी हुँ। म यहाँ मुद्दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्यूबाट बौरी उठ्ने छन्।”

7 जब पावलले त्यसो भने, त्यहाँ फरिसी र सद्कीहरू मात्र गहन तर्क शुरु हुन थाल्यो। सभा दुई दलमा विभाजन भयो।

8 सद्कीहरूको विश्वास थियो मानिसहरू मरे पछि तिनीहरू फेरि जिउँदो हुँदैनन्, अनि स्वर्गदूत अथवा आत्मा हुँदैन। तर फरिसीहरू यी सबैमा विश्वास गर्छन्।

9 ती सबै जना यहूदीहरू जोड-जोडले चिच्याउन थाले। कतिपय शास्त्रीहरू, जो फरसीहरू थिए, उभिए र तर्क गरे, “हामीले यस मानिसको विपद् कुनै गल्ती पाएनौं। हन सक्छ दमीशकको बाटोमा स्वर्गदूतले अथवा आत्माले उसँग बोल्थो होला!”

10 तर्क लडाइँमा बद्लियो। यहूदीहरूले पावललाई टुक्रा-टुक्रा पार्नेछन् भनेर सेनापति डराए। यसैले सेनापतिले सिपाहीहरूलाई तल गएर पावललाई यहूदीहरूबाट लिइकन सैन्य-भवनमा राख्न लगाए।

11 अर्को रात, प्रभु येशू आउनु भयो अनि पावलको छेउमा उभिनु भयो। “साहसी बना! जसरी तिमीले यरूशलेममा मेरो विषयमा भन्यौ, रोममा पनि गएर मेरो विषयमा बताउनु पर्छ।”

केही यहूदीहरूको पावललाई मार्ने योजना

12 अर्को बिहान कतिपय यहूदीहरूले पावललाई मार्ने योजना बनाए। तिनीहरूले जब सम्म पावललाई मार्दैनौं न खाने नै छौं न पिउने नै छौं भन्ने प्रतीज्ञा गरे।

13 चालीस जना भन्दा धेरै यहूदीहरू त्यस समूहमा थिए जसले यस षड्यन्त्रमा भाग लिए।

14 ती यहूदीहरू मुख्य पूजाहारीहरू र बडा अगुवा पूजाहारीहरू भएकोमा गए अनि भने, “हामी आफैले प्रतिज्ञा गरेका छौं कि हामी पावललाई नमारुञ्जल सम्म न केही पिउँछौं न केही खानेछौं।

15 यसकारण यसैले हामी तपाईंहरूलाई यस्तो गराउन चाहन्छौं तपाईंहरूकहाँ ल्याउनु भनी खबर पठाउनु होस। तिनलाई भन्नुहोस् कि पावलसँग तपाईंले धेरै प्रश्नहरू गर्नु छ। पावल यहाँ आइ पुग्न अघि नै हामी उसलाई मार्न तयारी भई बाटोमा बसेछौं।”

16 तर पावलको भानिजले यो षडयन्त्र थाहा पाए। उनी सैन्य भवनमा गए र पावललाई सुनाइदिए।

17 तब पावलले एकजना सेना अधिकारीलाई बोलाए अनि भने, “यस जवानलाई सेनापतिकहाँ लिएर जाऊ। उसकोमा उनको निम्ति खबर छ।”

18 यसकारण सेना अधिकारीले त्यस जवान मानिसलाई सेनापतिकहाँ लगे। अधिकारीले भन्यो, “कैदी पावलले भन्यो कि यस जवान मानिसलाई तपाईं कहाँ लैजाउनु, किनभने उसले तपाईंलाई केही खबर दिन चाहन्छ।”

19 सेनापतिले त्यस जवान मानिसलाई एकांत ठाउँमा लगे, जहाँ उनीहरू खुलासंग बात मार्न सक्थे। सेनापतिले भने, “तिमीले मलाई केही भन्न चाहन्छौ?”

20 त्यस जवान मानिसले भन्यो, “यहूदीहरूले पावललाई अझ धेरै प्रश्न गर्ने निहँमा तपाईंलाई भोलि महासभामा पावललाई ल्याई मार्ने निर्णय गरेका छन्।

21 तर तिनीहरूलाई विश्वास नगर्नुहोस्। त्यहाँ चालीस जना भन्दा धेरै मानिसहरू लुकेर पावललाई मार्न बसेका छन्। तिनीहरूले उनलाई नमारे सम्म न पिउने, न खाने कसम खाएका छन्। अहिले तिनीहरू तपाईंको सहमतिको निम्ति पछिरेका छन्।”

22 सेनापतिले त्यस जवान मानिसलाई यसो भनेर पठाइदिए। “कसैलाई पनि तिमीले यसो भने, भनेर नभन्नु।”

पावललाई सिजरिया पठाइयो

23 त्यसपछि सेनापतिले दुई सैन्य अधिकारीहरूलाई डाके। अनि भने, “सिजरिया जानको निम्ति 200 सिपाहीहरू 70 घोडा सवार र 200 भालाधारी सिपाहीहरू तयार पार। तिनीहरू राती 9 बजे हिडन तयार हुनु पर्छ।

24 केही घोडाहरू पावलको लागि पनि ल्याऊ ताकि पावललाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकिन्छ।”

25 सेनापतिले यस्तो एउटा चिठी पनि उनलाई लेखे:

26 क्लौडियस लायसिसअसबाट,
महामहिम राज्यपाल फेलिक्सलाई,

नमस्कार:

27 यहूदीहरूले यो मानिसलाई पक्रेका थिए अनि मार्ने योजना गरिरहेका थिए। मैले चाल पाँए कि उनी एक रोमी नागरिक रहेछन्। यसकारण म मेरा सिपाहीहरूसँग गएँ अनि उनलाई बचाएँ।

28 म जान्न चाहन्थे कि तिनीहरूले उनलाई किन दोष लगाइरहेका छन्। यसैले मैले तिनीहरूका महासभामा उनलाई पुर्याएँ।

29 मैले थाहा पाएँ कि तिनीहरूकै व्यवस्थाको प्रश्नहरूको सम्बन्धमा तिनलाई दोषी ठहाइएको रहेछ। तर ती विषयहरूमा तिनलाई जेल पठाउनु तथा मृत्यु दण्ड दिनु कुनै पनि योग्य ठहरिदिन।

30 मलाई सुनाइयो कि कतिपय यहूदीहरूले उनलाई मार्ने षडयन्त्र गरिरहेका थिए। यसैले मैले उनलाई तपाईंकहाँ तरुनै पठाएँ। यहूदीहरू जसले तिनलाई दोष्याउँदछन् तपाईं अघि उनको विषयमा यहूदीहरूसँग भएको दोष देखाउन पनि लगाएको छु।

31 सिपाहीहरूले तिनीहरूलाई भनेका कुराहरू गरे। सिपाहीहरूले पावललाई लिएर एन्टिप्याट्रिस शहरमा राति नै लगे।

32 अर्को दिन घोडासवार पावलसँग सिजरिया गए। तर अन्य सिपाहीहरू र भालाधारीहरू यस्रशलेम सैन्य-भवन तिर फर्केर आए।

33 घोडासवार सिपाहीहरू सिजरियाभित्र पसे अनि राज्यपाललाई चिठी दिए। त्यसपछि उनीकहाँ पावललाई सुम्पे।

34 राज्यपालले चिठी पढे पावललाई सोधे, “तिमी कुन देशका हो?” राज्यपालले पावल सिलिसियाका हुन भनेर जाने।

35 राज्यपालकले भने, “तिमीलाई दोष्याउनेहरू यहाँ आउँदा म तिम्रो मुद्दा लिनेछु।” अनि त्यसपछि उनले पावललाई हेरोदको राजमहलमा सुरक्षित राख्न आदेश दिए।

24

यहूदीहरूले पावललाई दोष लगाए

1 पाँचदिन पछि हनानिया सिजरिया गए। उनी प्रधान पूजाहारी थिए। उनले कतिपय बडा यहूदी अगुवाहरू र तर्तुल्लस नाउँका वकीललाई आफ्नो साथमा ल्याए। तिनीहरू राज्यपालकको सामु पावलको विद्द मुद्दा उठाउन सिजरिया गए।

2 पावललाई सभामा डाकियो अनि तर्तुल्लसले उनको विद्द यसो भन्दै मुद्दा पेश गर्न थाले,

“महामहिम फेलिक्स, तपाईंले गर्दा नै हाम्रा मानिसहरूले शान्ति उपभोग गरिरहेका छन् अनि तपाईंकै दूर-दर्शिताले हाम्रो देशमा हुन पर्ने सुधारहरू भए।

3 हामी ती कुराहरूका लागि तपाईंलाई प्रत्येक ठाउँमा र हरेक तरिकाले धन्यवाद प्रकट गर्छौं।

4 तर म तपाईंको धेरै समय नष्ट गर्न चाहँदिन। यसर्थ म केही शब्दमा तपाईं अघि मुद्दा पेश गर्नेछु। दया गरी, धेरै धारण गरिदिनु होला।

5 यो मानिस एक समस्या ल्याउने मानिस हो र यसले जतातै संसारभरि यहूदीहरू मात्र दङ्गा मर्चाउँछ। यो नासरीतलका नेता हो।

6-8 यसले मन्दिर अपवित्र बनाउनु खोजिरहेको थियो तर हामीले यसलाई रोक्थौं। जब तपाईंले यस मानिसलाई जाँच गर्नु हुनेछ हामीले उमाथि लाएको सबै दोषहरू सत्य हुन भन् आफै बुझ्नु हुनेछ।”

9 अन्य यहूदीहरू सहमत भए अनि भने, “यी कुराहरू साँचै नै सत्य हुन्।”

पावल फेलिक्सको अगाडी

10 राज्यपालकले पावललाई बोल्ने संकेत गर्नुभयो। यसकारण पावलले राज्यपाललाई जवाफ दिए, “राज्यपाल फेलिक्स, म जान्दछु कि तपाईं धेरै समयदेखि यस राष्ट्रको न्यायकर्ता हुनुहुन्छ। यसर्थ म आफ्नो बचाउ पेश गर्न पाउँदा खुशी छु।

11 म यस्रशलेममा आराधाना गर्नलाई बाह्र दिन अघि मात्र गएँ। तपाईं आफै यो सत्य हो भनेर जाँच गर्न सक्नु हुन्छ।

12 यी यहूदीहरू जसले मलाई दोष लगाए उनीहरूले मलाई मन्दिरमा कसैसँग बोलेको भेटेनन्। मैले केते सभाघर मन्दिरमा अथवा यो शहरको अन्यत्र कुनै समस्या खडा गर्न भीड जम्मा गरेको छैन।

- 13 ती यहदीहस्ले मेरो विस्वमा अहिले जे दोषारोपण गरे त्यसको प्रमाण दिन सकेनन्।
- 14 “तर म तपाईंलाई भन्दैछु: म हाम्रा पिता पुर्खाहस्का परमेश्वरलाई येशका चेलाले जस्तै आराधना गर्दछु। यहदीहस् भन्छन् येशको मार्ग गल्ती हो। तर मोशाको व्यवस्थाहस्मा बताएको प्रत्येक कुरो अनि अगमवक्ताहस्ले किताबमा लेखेकाहस् म विश्वास गर्छु।
- 15 म परमेश्वरमा त्यही आशा गर्छु जो यी यहदीहस् गर्छन् कि धर्मी अनि अधर्मी मृत्युबाट बौरी उठ्नेछ।
- 16 यही कारणले म सधैं परमेश्वर अनि मानिसहस्को अधि त्यही गर्ने प्रयास गर्छु जुन मेरो विश्वासमा सही हुन्छ।
- 17-18 “म धेरै वर्षदेखि यस्शलेमबाट टाढा रहेको थिएँ। म त्यहाँ मेरा मानिसहस्का मिमि केही दानको उपहारहस् लिएर बलि चढाउनु फर्केको थिएँ। जति बेला तिनीहस्ले मलाई मन्दिरमा भेटे मैले श्रद्धिकरण विधि सिद्धाएको थिएँ। मैले मेरो वरिपरि कुनै भीड जम्मा गरेको थिइनं त त्यहाँ मैले कुनै प्रकारको अशान्ति नै सृष्टि गरेको थिएँ।
- 19 तर कतिपय एशियाबाट आएका यहदीहस् त्यहाँ थिए। यदि तिनीहस्संग साँच्चै मेरो विरोधमा केही गवाही भए त्यो प्रमाण गर्न तिनीहस् यही हुन पर्ने
- 20 अथवा यहदीहस्लाई जो यहाँ छन् सोध्नु होस् यदि तिनीहस्ले मेरो विस्व केही गल्तीहस् पाएका छन् कि जति बेला म यस्शलेममा यहदीहस्को एक महासभामा थिएँ।
- 21 मैले खाली तिनीहस्को समक्ष एउटै कुरोको घोषणा गरेको थिएँ ‘आज मेरो न्याय गरिदैछ किनभने मानिहस् मृत्युबाट जागेछन् भनेर म विश्वास गर्दछु।’”
- 22 फेलिक्सले येशमार्ग विषयमा धेरै कुराहस् जान्दथे। उनले मुद्दा स्थगित गरे अनि भने, “जब सेनापति, लायसिसस यहाँ आउँछन् म यी कुराहस्को विषयमा निर्णय गर्नेछु।”
- 23 फेलिक्सले सैन्य अधिकारीलाई पावललाई सुरक्षामा राख्न भने। तर तिनले सैन्य अधिकारीलाई भने कि पावललाई केही स्वतन्त्र दिनु अनि उनको आशयकता पुरा गर्न उनको साथीहस्लाई बाधा नदिनु।
- पावल फेलिक्स र उहाँको पत्नीसंग बोल्दछन्।
- 24 केही दिन पछि फेलिक्स आफ्नी यहदी पत्नीसंग आए। उनको नाउँ द्रूसिल्ला थियो। फेलिक्सले पावललाई ल्याउनु भनेर आज्ञा दिए। फेलिक्सले ख्रीष्ट येशमा विश्वासप्रति पावलले भनेको कुराहस् सुने।
- 25 तर फेलिक्स डराए जब पावलले धार्मिक जीवन, आत्मा संयम र भविष्यमा हुने न्यायको विषयमा भने। फेलिक्सले भने, “अहिले जाऊ। जब मसंग समय हुन्छ म तिमीलाई फेरि बोलाउने छु।”
- 26 तर फेलिक्सको पावलसंग बात गर्ने अर्को कारण थियो। फेलिक्सले पावलबाट घुस पाउने आशा गरेका थिए। यसर्थ उनले पावललाई बारम्बार बोलाएर कुराकानी गर्थे।
- 27 तर दुई वर्ष पछि पोर्सिसस फेस्तस राज्यपाल भए। फेलिक्स अब राज्यपाल रहेनन्। तर फेलिक्सले पावललाई कैदी नै बनाएर राखे। किनभने उनले यहदीहस्लाई खुशी पार्न चाहन्थे।

25

- पावलले सम्राट सिजरलाई भेट्न चाहन्थे
- 1 फेस्तस राज्यपाल भए, अनि तिन दिन पछि उनी सिजरियाबाट यस्शलेम गए।
- 2 मुख्य पूजाहारीहस् र अति मुख्य यहदी अगुवाहस्ले पावलको विस्व तिनीहस्को मुद्दा पेश गरे।
- 3 तिनीहस्ले फेस्तसलाई तिनीहस्को लागि सहायता गरिदिने विन्ती गरे, यहदीहस् फेस्तसबाट के चाहन्थे भने पावललाई यस्शलेम पठाइयोस। तिनीहस्ले बाटैमा पावललाई मार्ने षडयन्त्र गरेका थिए।
- 4 तर फेस्तसले जवाफ दिए, “हुँदैन्! पावललाई सिजरियामा राखिनेछ। म स्वयं पनि सिजरिया चँडै जान्छु।
- 5 तिमीहस्का अगुवाहस् पनि मसंग जानु पर्छ। यदि उसले केही गल्ती साँच्चिने गरेका भए तिनीहस्ले सिजरियामा पावललाई आरोप लगाउन सक्छन्।”
- 6 फेस्तस यस्शलेममा आठ-दश दिन भन्दा धेरै बसेनन्। त्यसपछि उनी सिजरिया फर्केर गए। अर्को दिन फेस्तसले सिपाहीहस्लाई पावललाई उहाँकहाँ ल्याउनु अह्वाए। फेस्तस न्याय-आसनमा बसे।
- 7 पावल न्यायालायमा आए। यस्शलेमबाट आएका यहदीहस् उनको वरिपरि उभिए। यहदीहस्ले पावलको विरोधमा निकै दोष देखाइ धेरै अनि गम्भीर आरोपहस् ल्याए। तर तिनीहस्ले त्यसको प्रमाण दिन सकेनन्।
- 8 तब पावलले आफ्नो बचाऊ पक्षमा भने, “मैले यहदीहस्को कानुन, मन्दिर अथवा सिजरको विस्व कुनै काम गरेको छैन।”
- 9 तर फेस्तस यहदीहस्लाई खुशी पार्न चाहन्थे। यसैले उसले पावललाई सोधे, “के तिमीमाथि लगाएको यी आरोपहस्मा मेरो अधि न्याय पाउन यस्शलेम जान चाहान्छौ?”
- 10 पावलले भने, “म अहिले सिजरको न्यायालय अधि उभिएकोछु, अनि यस ठाउँमा मैले न्याय पाउनु पर्छ। मैले यहदीहस्का विस्व केही गल्ती काम गरेको छैन: यो सत्य तपाईं राम्ररी जान्नु हुन्छ।
- 11 यदि म कुनै अपराधको दोषी छु भने अनि मलाई मृत्यु दण्ड भोग्नुपर्छ भने म मृत्यु दण्डदेखि भाग्ने प्रयास गर्ने छैन। तर ममाथि लगाईएका आरोपहस् आधारहीन निस्किए तब कुनै पनि मानिसले मलाई यी यहदीहस्लाई सुम्पिन सकेन। म चाहन्छु मेरो मुद्दा सिजरले सुनी दिउन्।”
- 12 फेस्तसले आफ्ना महासभासंग परामर्श गरे। त्यसपछि उनले भने, “तिमी सिजरलाई उजुर गर। यसर्थ तिमी सिजरकहाँ जाऊ।”
- पावल हेरोद अग्रिपा समक्ष
- 13 केही दिनपछि राजा अग्रिपा र वर्षिस फेस्तसलाई भेट्न सिजरिया आए।
- 14 तिनीहस् त्यहाँ धेरै दिन बसे। फेस्तसले राजालाई पावलको मुद्दाबारे बताए अनि भने, “यहाँ एकजना मानिस छ जसलाई फेलिक्सले कैदमा राखी छोडेको छ।
- 15 जब म यस्शलेम गएँ त्यहाँका मुख्य पूजाहारीहस् र बुढा यहदी अगुवाहस्ले उनको विस्व मुद्दा हालेकाछन्। यी यहदीहस् मबाट उसलाई मृत्युदण्ड दिलाउन चाहन्छन्।
- 16 तर मैले तिनीहस्लाई भने, ‘जब केही दण्डनीय अपराध गरेको विस्वमा आरोप लगाइन्छ, रोमीहस्कोमा त्यो रीति छैन कि त्यस मानिसलाई अभियोक्ताहस्कहाँ सुम्पने। प्रथम उसलाई दोषारोपण गर्ने मानिसहस्सँग मुखा-मुख गराउनु पर्छ, अनि उसले ती दोषारोपनहस्को विस्व स्वयं बचाऊ गर्ने मौका पाउनु पर्छ।’

17 “यसर्थ ती यहदीहः मसंग आए। अनि मैले समय नष्ट गरिँनँ। अर्को दिन म न्याय-आसनमा बसेँ अनि त्यस मानिसलाई यहाँ ल्याउने आदेश दिएँ।

18 यहदीहः उठे अनि आरोप लगाए। तर यहदीहःले कुनै नराम्रो अपराधको लागीं दोषाएनन् जुन आशा गरेको थिएँ।

19 जुन कुरा तिनीहरूले भने त्यो आरोप खाली तिनीहरूको आफ्नै धर्मको विषय माथि मतभेद र येशू नाउँ भएको मानिसको विषयमा मात्र थियो। येशू मरे तर पावल भन्दछ ऊ अझै पनि जिउँदो छन्।

20 म यस विषयमा धेरै कुरा जान्दिन, यसैकारण मैले प्रश्नहरू गरिँनँ। तर मैले पावललाई भने, ‘के तिमी यस्त्रलेम जान्छौ, यी कुराहरूमा त्यहाँ न्याय गराउन?’

21 तर पावललाई सिजरियामा नै राखियो कारण उनि सिजरबाट निर्णय चाहन्थे। यसैले मैले आदेश दिएँ कि म जब सम्म पावललाई सिजरकहाँ पठाउन सक्तिन उसलाई त्यही राख्छु।”

22 अग्रिपाले फेस्तसलाई भने, “म त्यो मानिसको कुरा सुन्न चाहन्छु।”

फेस्तसले भने, “भोलि तपाईंले सुन्न सक्नु हुन्छ।”

23 अर्को दिन अग्रिपा र वर्णिस निकै गर्वकासाथ आए। तिनीहरू न्यायालयभित्र सेनापतिहरू र शहरका प्रमुख मानिसहरू लिएर पसे। अग्रिपा र वर्णिस, सैन्य अधिकारी, सिजरियाका प्रमुख मानिसहरू न्याय-कक्षमा गए। फेस्तसले सिपाहीहरूलाई पावललाई भित्र ल्याउनु भनेर हुक्म गरे।

24 फेस्तसले भने, “राजा अग्रिपा र तिमीहरू सबैजना हामीसंग भेला भएका छौ, यस मानिसलाई हेर। यहाँ भएका सबैजना यहदीहः र यस्त्रलेममा भएका यहदीहःले यस मानिसको विद्म गुनासो पोखेका छन् र कराए कि उसको बाँच्ने अधिकार छैन।

25 जब मैले जाँचिरहेको थिएँ उसले केही यस्तो भूल गरेको मैले पाइन ताकि उसलाई मृत्यु दण्ड दिइयोस्। अनि आफैले सिजरकहाँ अपील गरे। यसैकारण यिनलाई मैले रोम पठाउने निर्णय गरेँ।

26 तर मैले उनको विषयमा सिजरलाई के लेख्ने कुनै निश्चित आधार पाइन। यसकारण उनलाई मैले तपाईंहरू सबैको समक्ष उभ्याएँ। म आशान्वित छु कि तपाईंहरूको प्रश्न पश्चात तपाईंहरूले सुझावहरू मलाई दिनुहुनेछ ताकि म सिजरलाई केही लेख्न सक्छु।

27 उसको विरोधमा दोषहरू नआँल्याइ केही कैदीहरू सिजरकहाँ पठाउनु मूर्खता हो भन्ने म विश्वास गर्छु।”

26

पावल राजा अग्रिपा समक्ष

1 अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोलन सक्नेछौ।” यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोलन थाले।

2 “राजा अग्रिपा, तपाईंहरू अघि उभिन पाउनु मेरो भाग्य हो, यहदीहःले ममाथि थोपेको दोषहरूको म जम्मे उत्तर दिनेछु।

3 म अत्यन्तै खुशी छु कि म तपाईंहरूको सामुन्ने बोलन योग्यको छु किनभने तपाईंहरू यहदी रितिहरू र प्रश्नहरू जुन विषयमा तिनीहरूले तर्क गर्छन् सो जान्नु हुन्छ। कृपाया धैर्यसाथ मेरो कुरा सुनिदिनु होस्।

4 “सबै यहदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यस्त्रलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्।

5 यी यहदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन्।

6 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको भरोसामा म यस परीक्षामा अहिले खडा छु।

7 यो प्रतिज्ञा प्राप्त गर्ने आशामा हाम्रा बाह्र जातिहरू निमन रात-दिन परमेश्वरको आराधना गरिरहेका छन्। हे राजान, यही आशाको निम्ति म यी यहदीहरूद्वारा दोषीको हुँ।

8 तपाईंहरूलाई परमेश्वरले मेरो मानिसहरू बौराउँनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको?

9 “जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विद्म धेरै कुराहरू मैले गर्नुपर्छ।

10 अनि यस्त्रलेममा मैले विश्वासीहरूका विद्म धेरै कामहरू गरे। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिए।

11 जम्मे सभाघरहरूमा मैले तिनीहरूलाई धेरै पल्ट येशूको विषयमा जबरजस्ती नराम्रो कुरो भनाएर दण्ड दिएँ। म यति क्रोधित थिएँ कि म विदेशका शहरहरूमा पनि तिनीहरूको खेदो लाउनु गर्छु।

पावलले येशूलाई देखेको कुरा भन्दछ

12 “एक समयमा, मुख्य पूजाहारीहरूले मलाई दर्मीशक शहर जाने अनुमति अनि अधिकार दिए।

13 हे राजान! दर्मीशक जाने बाटोमा मैले एउटा ज्योति आकाशबाट आइरहेको देखें। यो मध्यान्हको समय थियो। त्यसको प्रकाश सूर्यको भन्दा ज्यादा चिम्किलो थियो। त्यो प्रकाश म र मसंग जाने मानिसहरूका वरिपरि चम्कियो।

14 हामी सबै जना भुँइमा लड्यौं। त्यसपछि मैले यहदी भाषामा एक आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, ‘शावल, शावल किन मलाई सताइरहेका छौ? तिमी मसंग लडेर केवल आफैलाई चोट पुर्याइरहेका छौ।’

15 “मैले भने, ‘तिमी को हो प्रभु?’

“प्रभुले भन्नुभयो, ‘म येशू हुँ। म त्यही हुँ जसलाई तिमी सताइरहेछौ।’

16 उठ अनि उभ! मैले तिमीलाई मेरो सेवक चुनेको छु। तिमी मेरो गवाही भएर मानिसहरूलाई मेरो विषयमा तिमीले के देख्यौ अनि मैले के प्रकट गर्छु सबै बाटउनेछौ। यसैकारण म आज तिमीकहाँ आएँ।

17 म तिम्रो आफ्नै मानिसहरूलाई तिमी माथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरूकहाँ पठाउँदैनछु।

18 तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अँध्यारोबाट उज्यालोमा फर्कनेछन्, बदलिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछन्। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसँग एक बनाइनेछ।”

पावलले आफ्नो कार्यको विषयमा भन्छन्

19 पावल लगातार बोलिहे: “राजा अग्रिपा, स्वर्गबाट यो दर्शन मैले पाए पछि यसलाई पालन गर्न मैले अश्वीकार गरिन।

20 मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति फर्क र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भने यी कुरा सर्वप्रथम मैले दृग्गोचर भए। त्यसपछि म यस्तोले गर्दै अनि यहूदीयाको प्रत्येक ठाउँमा गएर यी कुरा भने। म यी कुराहरू भन्ने गैर-यहूदीहरूकोमा पनि गर्दै।

21 “यही कारणले यहूदीहरूले म मन्दिरमा भएको समय पक्रे अनि मलाई मार्न चेष्टा गरे।

22 आज सम्म पनि मैले परमेश्वरको सहायता पाइरहेकोछु अनि यसर्थ म यहाँ उभिरहेकोछु अनि जे देखे भनिरहेको छु। तर मैले नयाँ कुरा भनिरहेको छैन। मोशा र अगमवक्ताहरूले जे हुन्छ भनेका छन् म त्यही भनिरहेको छु।

23 तिनीहरूले भने कि ख्रीष्ट मर्नेछ र मृत्युबाट बाँकी उठने प्रथम मानसि उही हुनेछ। मोशा र अगमवक्ताहरूले भनेका थिए कि ख्रीष्टले यहूदी र गैर-यहूदीहरूमा प्रकाश ल्याउने छ।”

पावलले अग्रिपालाई मनाउन खोज्यो

24 पावलले आफ्नो बचाउको लागि ती कुराहरू भनिरहेको बेला, फेस्तस चिच्यायो, “पावल तिमी पागल हो। तिम्रो अधिक बिघाले तिमीलाई पागल बनायो।”

25 पावलले भने, “महामहिम फेस्तस, म पागल होइन। जे कुराहरू मैले भने ती सत्य हुन्। मेरो शब्दहरू गम्भीर छन्।

26 राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसँग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुपी जगामा घटेन।

27 राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्छु तपाईं निश्वास गर्नु हुन्छ।”

28 राजा अग्रिपाले पावललाई भने, “के तिमी मलाई यति सहजै ख्रीष्टियन बनाउन सक्छौ?”

29 पावलले भने, “यो सजिलो अथवा अठोरो मेरो निम्ति मुख्य होइन। म परमेश्वरसित प्रार्थना गर्दछु कि तपाईं मात्र किन, मलाई बाँधिनेको साङ्गो बाहेक आजका जम्मै मेरा श्रोताहरू म जस्तै हुनेछन्।”

30 राजा अग्रिपा, राज्यपाल फेस्तस, वर्णिस अनि तिनीहरूसँगै बसिरहेका अन्य मानिसहरू सबै जराक-जुस्वक उठे।

31 सभाघर छाडेर गए अनि आपसमा यसो भन्दै बात गर्न लागे, “यो मानिसलाई मारु हुँदैन, जेलमा पनि राख्नु हुँदैन, साँचि नै उसले त्यस्तो नराप्नो काम गरेको छैन जसमा कि उसलाई मृत्यु दण्ड अथवा कारावास होस।”

32 अनि अग्रिपाले फेस्तसलाई भने, “यदि यस मानिसले सिजरलाई अपील नगरेको भए ऊ छोडिन सक्थ्यो।”

27

पावल समुद्रयात्राद्वारा रोम

1 यो निम्न्य गरिएको थियो कि हामी समुद्रयात्राबाट इटाली जाँदैथियौं। एक सैन्य अधिकारी जुलियसले पावल र अन्य केही कैदीहरूलाई पहरा दिइरहेका थिए। जुलियस सम्राटको पल्टनका थिए।

2 हामी एड्रिमियमबाट आएको एशियाको विभिन्न ठाउँ हुँदै जाने जहाजमा चढ्यौं जुन जानु तयार थियो। हामीसँग अरिस्तार्खस थिए। तिनी म्यासिडोनियामा थिस्सलोनिकाका एक नागरिक थिए।

3 अर्कोदिन हामी सायडन शहर आई पुग्यौं। जुलियसले पावललाई भद्र व्यवहार गरे। उनले पावललाई आफ्नो साथीहरूसँग भेट्न जान दिए, ताकि तिनीहरूले पावलको आवश्यकतालाई ध्यान दिनु।

4 हामीले सायडन शहर छोड्यौं अनि साइप्रस टापुको छेउ लागेर गयौं किनभने बतास हाम्रो विपरीत बहँदै थियो।

5 हामीले सिलिसिया र प्याम्फिलिया तट हुँदै समुद्र पार गर्यौं। त्यसपछि हामी लाइसियामा माइरा आईपुग्यौं।

6 माइरामा त्यस सैन्य अधिकारीले अलेक्जण्डरियाको जहाज पाए जुन इटाली गइरहेको थियो। यसकारण उसले हामीलाई यस जहाजमा राखिदिए।

7 हामी समुद्रयात्रा गरेर धेरै दिनसम्म बिस्तारै हिडी रद्दौं किनभने बतास हाम्रो मार्गको विपु चलिइरहेको थियो अनि साइडस भन्ने ठाउँमा खब कठिन साथ पुग्यौं। त्यस प्रकारले हामी धेरै टाढा जान सकेनौं। यसकारण हामी सालमोन छेउ क्रेट टापुको दक्षिण तिर लाग्यौं।

8 खबै कठिन साथ हामी किनारा भएर गयौं। त्यसपछि हामी सुरक्षित बन्दरगाह भन्ने ठाउँमा आयौं। लिसिया भन्ने शहर त्यहाँ देखि नजिकै थियो।

9 तर हामीले निकै समय नष्ट गरेका थियौं। यो समुद्र यात्रा गर्नु भयङ्कर डरलाग्दो थियो किनभने यहूदीहरूका उपवासको दिन गइसकेको थियो। यसैले पावलले तिनीहरूलाई सावधान गराए र भने,

10 “हेर मानिसहरू हो, म देख्छु हाम्रो यात्रा विपदजनक हुनेछ अनि नोक्सान दायी केवल जहाज र सामानको निम्ति मात्र होइन हाम्रो आफ्नो ज्यानको सम्म क्षति हुनेछ।”

11 तर जहाजका कप्तान र मालिकले पावलको कुरामा सहमत दिएनन्। यसैले सेना अधिकारीले पावलले भनेको मानेनन्। बरु उसले मालिक र जहाज कप्तानले भनेको कुरा माने।

12 अनि सुरक्षित बन्दरगाहमा शीतकालमा जहाज राख्न उचित जग्गा थिएन। यसैले धेरै मानिसहरूले जहाज त्यहाँ नराख्ने निर्णय लिए। मानिसहरूले फोनिकस जान सकिने आशा गरे। शीतकालमा जहाज त्यहाँ रोकिन अथवा रहन सक्थ्यो। फोनिकस एउटा दक्षिण पश्चिम अनि उत्तर पश्चिम पट्टि फर्केको क्रेट टापुको शहर थियो।

आँधी-तूफान

13 त्यसपछि, मन्द बतास दक्षिणबाट बहन थाल्यो। जहाजका मानिसहरूले भने, “यस्तै बतासको प्रतीक्षा गरिरहेका थियौं, ऐले हामीले त्यस्तै पायौं!” यसकारण तिनीहरूले लड्गारा ताने। जहाजलाई क्रेटको किनारै किनार पारेर लगे।

14 तर त्यतिबेला तेज “उत्तरपूर्वी” बतास त्यो टापु पार गरेर आयो।

15 त्यस बतासले जहाजलाई आफ्नै। दिशातिर लग्यो कारण हामी त्यसको विपरीत जान सकेनौं। यसर्थ हामीले जहाजमा आफ्नो नियन्त्रण छाड्यौं औ बतास र छाल पट्टि नै जहाज जान दिव्यौं।

16 हामी तलतिर सानो टापू कलौटा गयौं। तब हामीले खुब खठिनसाथ जीवनरक्षक डुङ्गा जहाजमा ल्याउन सक्यौं।

17 जीवनरक्षक डुङ्गालाई जाहजमा ल्याए पछि तिनीहरूले जहाजको वरिपरि एक साथ राख्नुलाई डोरीले बाँधे। तर जाहज सिरटिसको बलौट धापमा फस्न सक्छ भनेर मानिसहरू डराए। यसैले तिनीहरूले जहाजलाई बतासले नै उठावओस भनेर पाल मुनी झारे।

18 अर्को दिन, आँधीको झोकाले जहाजलाई निकै हिकार्यो, मानिसहरूले समानहरू जाहजबाट फर्काए।

19 एकदिन पछि तिनीहरूले जहाजको यन्त्रहरू पनि फर्काईदिए।

20 धैर्य दिनसम्म यस्तो बाक्लो आँधीले गर्दा हामीले घाम, ताराहरू केही पनि देखेनौं। आँधी एकदमै डरलाग्दो गतिमा चल्थो। हामीले बाँच्ने आशा त्याग्यौं। हामी मर्न रहेछौ भनेर सोच्यौं।

21 धैर्यदिन सम्म मानिसहरूले केही खाएनन्। तब एकदिन पावल तिनीहरू समक्ष उभिए अनि भने, “मानिसहरू हो, तिमीहरूलाई मैले क्रेट छोड्नु हुँदैन भनेको थिएँ। तिमीहरूले मेरो कुरा सुन्नु पर्छ। तब तिमीहरूले यस्तो प्रकारको दुःख र नोकसान खप्नु पर्ने थिएन।

22 तर अब म भनिरहेछु साहसी हो। तिमीहरू कोही पनि मर्ने छैनौ! तर जहाज हराउने छ।

23 हिजो राति परमेश्वरबाट स्वर्गदेतु मकहाँ आए। उहाँ उही परमेश्वर हुनुहुन्छ, जसको म हुँ र जसलाई म सेवा गर्छु।

24 उहाँले भन्नुभयो, ‘पावल भयभीत न हो! तिमी सिजर समक्ष उभिनै पर्छ। अनि परमेश्वरले तिमी खतिर तिमीसँग समुद्रयात्रा गर्नेहरू सबैलाई बचाउनु हुनेछ।’

25 मानिसहरू हो, सहास नगमाऊ! म परमेश्वरमा विश्वास गर्छु। उहाँको दूतले मलाई भने जस्तै सबै हुनेछ।

26 तर पनि हामी कुनै एक टापूमा धक्का खानै पर्छ।”

27 चौधौ रात सम्ममा पनि हामी एड्रिया समुद्र वरिपरि बहिरहेथ्यौं। जहाज चालकहरूले कुनै जमीनको छेउतिर पुगेको विचार गरे।

28 तिनीहरूले डोरीको टापूमा एक गहुँ चीज बाँधेर समुद्रमा फालिदिए। त्यसो गर्दा तिनीहरूले पानीको गहिर्वाई 120 फीट पता लगाए। तिनीहरू अझ केही पर सम्म गए फेरि डोरी समुद्रमा फाले। यस पल्ट 90 फीट गहिरो पाए।

29 तिनीहरू जाहज चटानसंग टोकिन पुग्दा भनेर डराइरहेका थिए। यसकारण तिनीहरूले लड्गार फर्क्यौं अनि तब तिनीहरूले दिनको उज्यालो आओस भनी प्रार्थना गरे।

30 कतिपय चालकहरू जहाज छोडेर भाग्न चाहन्थे। तिनीहरूले जीवन रक्षक डुङ्गाहरू पानीमा ओह्याले। तिनीहरूले यस्तो भान गरे कि तिनीहरू जहाजको अधिलिखारबाट अझै लड्गारहरू झार्दैछन्।

31 तर पावलले सैन्य अधिकारी र अन्य सिपाहीहरूलाई भने, “यदि यी मानिसहरू जहाजमा बस्दैनन् भने तपाईंहरू बाँच्नु हुनेछैन।”

32 तब त्यो जीवनरक्षक डुङ्गा पानी भित्रै जावओस भनेर सिपाहीहरूले डोरी काटिदिए।

33 प्रातःकाल हुन भन्दा पहिले पावलले मानिसहरूले केही खाउनु भनी मनाउन थाले। उनले भने, “बितेका चौध दिनदेखि तिमीहरू पखिरेहेछौ अनि हेरिरहेछौ। तिमीहरू चौध दिनदेखि भोकै छौ। तिमीहरूले केही खाएका छैनौ।

34 अब म बिन्ती गरिरहेछु केही खाऊ। यो तिमीहरूलाई बाँच्नको लागि आवश्यक हो। तिमीहरू कसैको पनि टाउकोको एउटा केश पनि नष्ट हुँदैन।”

35 पावलले यसो भनिसके पछि, उसले केही रोटी लिए र परमेश्वरलाई प्रत्येकको अघाडि धन्यवाद चढाए। उनले रोटी डुक्राहरू पाउँ खान थाले।

36 तिनीहरू सबैले सहास बटुले अनि खान थाले।

37 हामी जम्मा दुइ सय छ्यातर मानिसहरू जहाजमा थियौं।

38 जति हामीले चाह्यौ त्यति नै खायौं। तब तिनीहरूले जहाजबाट गहुँ सामानहरू समुद्रमा जहाजलाई हलुङ्गो पार्नलाई फर्क्यौं।

जहाज नष्ट भयो

39 जब उज्यालो भयो जहाज चालकहरूले जमीन देखे। तर यो कुन जग्गा हो तिनीहरूलाई थाहा भएन। यदि सम्भव भए तिनीहरूले जहाजलाई किनारमा लैजान खोज्थे।

40 यसर्थ तिनीहरूले लड्गारको डोरी खोलिदिए अनि त्यसलाई समुद्रमा फर्काई दिए। तब तिनीहरूले अधिलिखारको पाल बतासको लागि उठाए र किनार तिर गयो।

41 तर जहाज बालुवाको धापमा पर्यो। जहाजको अधिल्लो भाग त्यही अडकियो अनि जहाज चलन सकेन। तर टूलूला छालहरूले जोडले हिकार्यो अनि जहाजको पछिल्लो भाग टुक्राटुक्रा पारिदियो।

42 सिपाहीहरूले कैदीहरूलाई मार्न चाहे ताकि तिनीहरू पौरितु नपाउन् अनि भाग्न नसक्नु।

43 तर सैन्य अधिकारीले पावललाई जिउदै बचाउन चाहन्थे। यसैले उनले कैदीहरूलाई मार्न अनुमति दिएनन्। उनले कैदीहरू जसले पौरितु सक्थे पहिले हात फाल्न र जमीनमा जाने आदेश दिए।

44 अन्य मानिसहरूले तख्ता अथवा काठको टुक्राहरू प्रयोग गरेर जान सक्थे। यसरी प्रत्येक मानिस जमीनमा पुगे। कोही मानिसहरू पनि मरेनन्।

28

माल्टाको टापूमा पावल

1 जब हामी सुरक्षितसँग जमीनमा ओर्लियौं जान्न पायौं कि यो टापूलाई माल्टा भनिदो रहेछ।

2 पानी परिरहेको थियो र जाडो थियो। तर त्यहाँका रैथाने मानिसहरू हामीसित साथी झैं भए। तिनीहरूले हाम्रो लागि आगो बालिदिए र हामी सबैलाई निम्तो गरे।

3 पावलले दाउराको झिंजाहरू जम्मा गरे अनि आगोमा हालिदिए। तातोले गर्दा एक विषालु साँप बाहिर आयो अनि पावलको हातमा डस्यो।

4 त्यहाँ बग्नेहरूले पावलको हातमा साँप झण्डेरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। ऊ पानीमा मरेन, तन्याले उसलाई बाँच्न दिएन।”

5 तर पावलले हात झड्काले अनि साँपलाई आगोमा हालिदिए। पावललाई अलिकति पनि केही भएन।

6 मानिसहरूले सोचे कि पावल सुनिन्छ, अथवा हटात लडेर मर्छ। तिनीहरूले निक्कै बेरसम्म पावललाई हेरे र मर्छ कि भनी पखिरेहे तर त्यस्तो कुनै नरागो घटना घटेन। यसकारण पावलप्रतिको आफ्नो धारणा मानिसहरूले बदली गरे। तिनीहरूले भने, “उनी परमेश्वर हुन्!”

7 त्यहाँ छेउछाउमा केही जमीन थियो। त्यहाँ टापूका एक प्रमुख मानिस थिए। उनको नाउँ पब्लियस थियो। छेवैमा तिनको जग्गा-जमीनहरू थियो। उनले हामीहरूलाई आफ्नो घरमा निम्त्याए, अनि तिनले हामीसित शिष्ट व्यवहार गरे। उनको घरमा हामी तीन दिन सम्म बस्यौं।

8 पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो र रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए र निको परे।

9 यस्तो घटना पछि त्यस टापूका सबै बिमारीहरू पावलकहाँ आए। पावलले तिनीहरूलाई पनि निको पारिदिए।

10-11 त्यस टापूका मानिसहरूले हामीलाई धेरै सम्मान गरे। हामी त्यहाँ तीन महीना सम्म बस्यौं। जब हामी हिंडुन तयार भयौं तब त्यहाँका मानिसहरूले हामीलाई चाहिने सामग्रीहरू दिए।

पावल रोम जाँदछ

हामी अलेक्जेन्ड्रियाबाट जहाजमा चढ्यौं। जहाज ठण्डा महीनाको बेला माल्टामा रहेको थियो। जहाजको अगिल्लि जमल्याहा देवताहरूको चिन्ह थियो।

12 हामी सिराक्युस शहरमा पुग्यौं। त्यहाँ हामी तीन दिनसम्म बस्यौं अनि तब गयौं।

13 हामी रेगियम शहरमा आइपुग्यौं। अर्को दिन दक्षिण-पश्चिमबाट बतास बहन थाल्यो, यसकारण हामी जान सक्थौं। एक दिनपछि हामी पटिओली शहरमा आइपुग्यौं।

14 हामीले त्यहाँ केही दाज्यू-भाइहरू पायौं। तिनीहरूले हामीलाई त्यहाँ एक हप्ता बस्न अनुरोध गरे। अन्तमा रोम आइपुग्यौं।

15 त्यहाँका विश्वासीहरूले आइपुगेको थाहा पाए। तिनीहरू हामीलाई भेट्न अप्पियस बजार र तीन-धर्मशाला भन्ने ठाउँमा आए। जब पावलले तिनीहरूलाई देखे परमेश्वरलाई धन्यवाद दिए अनि उनि सहासी भए।

पावल रोममा

16 त्यसपछि हामी रोम गयौं। पावललाई रोममा एकलै बस्न दिइयो। तर उनको सुरक्षाको निम्ति एकजना सेना बसे।

17 तीन दिन पछि पावलले त्यहाँका मुख्य-मुख्य यहूदीहरू बोलाई पठाए। जब तिनीहरू एक साथ आए, पावलले भने, “मेरा यहूदी दाज्यू-भाइहरू! मैले हाम्रो मानिसहरूको विस्वामा केही गरेको छैन। न त मैले मेरा पुर्खाहरूको रीति-रिवाज विस्वु नै केही गरेको छु। तर मलाई यरूशलेममा पक्राइयो र रोमीलाई सुम्पिइयो।

18 रोमीहरूले धेरै प्रश्नहरू गरे। तर तिनीहरूले मलाई मृत्यु दण्ड दिनलाई कारण पाएनन्। यसर्थ तिनीहरूले मलाई स्वतन्त्र दिन चाहे।

19 तर यहूदीहरूले विरोध गरे। अत सिजरको अधि मेरो जाँच गराउन मलाई रोम पठाइयोस् भनि मैले भन्नु पर्यो। तर मैले मेरा आफ्नो मानिसहरूको विरोधमा केही आपत्ति गर्नु छैन।

20 यही कारण म तिमीहरूसँग भेट्न र बोल्न चाहन्छु। म यो साङ्गालाले बाँधिएको छु किनभने इस्त्राएलको आशामा म विश्वास गर्छु।”

21 यहूदीहरूले पावललाई उत्तर दिए, “हामीले तिम्रो विषयमा यहूदियाबाट कुनै चिठीहरू पाएका छैनौं। न त हाम्रा कुनै यहूदी दाज्यू-भाइहरू जो यहूदियाबाट आए केही खबरहरू नै ल्याए न तिम्रो विषयमा केही खराब भने।

22 हामी तिम्रो विचारहरू सुन्न चाहन्छौं। हामी जान्दछौं कि यस पन्थको विषयमा मानिसहरूले चारैतिर खराब भनिरहेका छन्।”

23 पावल र यहूदीहरूले सभा गर्ने दिन रोजे। त्यस दिन धेरै जना यहूदीहरूले पावललाई घरमा भेटे। दिनभरि पावल तिनीहरूसँग बात गरिरहे। पावलले परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई व्याख्या गरे। पावलले मोशाको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुराहरूको उपयोग गरेर येशूको विषयमा तिनीहरूलाई विश्वास गराउन खोजे।

24 कतिपयले उनको कुरामा विश्वास गरे तर कतिपयले गरेनन्।

25 तिनीहरूमा तर्क भयो। यहूदीहरू जान लागेका थिए तर पावलले अझ तिनीहरूलाई एउटा कुरा भने: “पवित्र आत्माले यशैया अगमवक्ताको माध्यमद्वारा तिम्रा पुर्खाहरूको विषय सत्य छ भने। उनले भने,

26 ‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भन:

तिमीहरू सुन्न त सुन्छौं,

तर तिमीहरू बुझ्दैनौं।

तिमीहरू हेर्छौं अनि देख्छौं,

तर तिमीहरू जे देख्छौं बुझ्ने छैनौं!

27 हो, यी मानिसहरूका मन अहिले बन्द छन्।

यी मानिसहरूका कानहरू छन् तर तिनीहरूले सुन्दैनन्,

अनि यी मानिसहरूका आँखाछन् तर सत्य हेर्न मान्दैनन्।

यस्तो भएकोछ,

यसैले तिनीहरूले आफ्ना आँखाहरूले देखे छैनन्,

आफ्ना कानहरूले सुन्ने छैनन्,

आफ्ना मनले बुझ्ने छैनन्,

यस्तो भएको छ यसैले तिनीहरू मपट्टि फर्किने छैनन्।’

यशैया 6:9-10

28 “म चाहन्छु तिमी यहूदीहरूले जान कि परमेश्वरले गैर-यहूदीहरूका निम्ति मुक्ति पठाउनु भएको छ। तिनीहरूले सुन्ने छैन!”

29 *

30 पावल पूरा दुइ वर्ष आफ्नो भाडाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उनीसँग भेट्न आए।

31 पावलले परमेश्वरको राज्यको विषयमा प्रचार गरे। उनले प्रभु येशू ख्रीष्टको विषयमा भने। उनी एकदम निर्भय थिए अनि कसैले पनि उनलाई बोल्नलाई रोक्न सकेनन्।

* 28:29: पछि आएका केही प्रतिलिपिहरूमा पद 29 मा थपिएको छ: “पावलले यी कुराहरू भनि सकेपछि, यहूदीहरू गए र तिनीहरू परस्परमा निक्कै तर्क-वितर्क गरे।”

रोमीहरूलाई पावलको पत्र

- 1 ख्रीष्ट येशुको सेवक पावलबाट, अभिवादन!
- परमेश्वरले मलाई एक प्रेरित भनेर बोलाउनु भयो अनि सबै मानिसहरूलाई सुसमाचार सुनाउन मलाई छान्नु भएको छ।
- 2 परमेश्वरले धेरै पहिले नै आफ्ना आगमवक्ताहरूद्वारा उहाँका मानिसहरूलाई सुसमाचार दिनु भनेर वचन दिनुभएको थियो। त्यो वचन पवित्र धर्मशास्त्रमा लेखिएको छ।
- 3-4 सुसमाचार भन्नु नै हाम्रा प्रभु येशु ख्रीष्ट, परमेश्वरका पुत्रको विषयमा बताउनु हो। एउटा मानिसको रूपमा उहाँ दाऊद परिवारमा जन्मिनु भएको थियो। पवित्र आत्मा द्वारा येशुलाई परमेश्वरको पुत्र भनेर देखाउनु भयो। उहाँलाई महान शक्तिले मृत्युबाट बौरीउठाउनु भयो।
- 5 ख्रीष्ट द्वारा परमेश्वरले मलाई प्रेरितको खास काम सुम्पिनु भयो। परमेश्वरले यो काम सारा राष्ट्रहरूका जातिहरूलाई डोर्याएर प्रभुमाथि विश्वास गर्न र उहाँको कुरा पालन गर्न भनेर सुम्पिनु भयो। यो म ख्रीष्टको निम्ति गर्दछु।
- 6 अनि रोममा भएका मानिसहरूलाई पनि येशु ख्रीष्ट कै परिवार भन्नु भनेर बोलाईयो।
- 7 यो पत्र तिमीहरू सबै रोमवासीहरूलाई हो कि प्रभुले तिमीहरूलाई आफ्ना पवित्र मानिसहरू भनेर बोलाउनु भएको छ। तिमीहरू ती मानिसहरू हो जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
- तिमीहरूलाई हाम्रो पिता परमेश्वरबाट र प्रभु येशु ख्रीष्टबाट अनुग्रह र शान्ति।
- धन्यवादको प्रार्थना
- 8 सर्वप्रथम तिमीहरू सबै जनाको लागि येशु ख्रीष्ट द्वारा मेरो परमेश्वरलाई म धन्यवाद प्रकट गर्दछु। म मेरो परमेश्वरलाई त्यस कारणले धन्यवाद प्रकट गर्दछु कि संसारमा चारैतिर मानिसहरूले तिमीहरूको विश्वासको विषयमा प्रशंसा गरिरहेका छन्।
- 9-10 प्रत्येक समयमा म प्रार्थना गर्दछु र सधैं सम्झना गर्दछु। प्रभुलाई यो सत्य हो भन्ने थाहा छ। परमेश्वर एक हुनुहुन्छ जसको सेवा म आफ्नो आत्मामा उहाँकै पुत्रको सुसमाचारको प्रचारद्वारा गर्दछु। म प्रार्थना गर्दछु कि मलाई तिमीहरूलाई भेट्ने अनुमति दिईयोस। परमेश्वरले चाहनु भयो भने मात्र यी सबै हुनेछन्।
- 11 म तिमीहरूलाई हेर्न एकदमै इच्छुक छु। म तिमीहरूलाई कुनै आत्मिक उपहार दिन चाहन्छु जसले तिमीहरूलाई दरिलो बनाओस।
- 12 मेरो भन्नुको तात्पर्य हामी प्रत्येकलाई विश्वासले परस्परमा प्रोत्साहन गरौं। तिमीहरूको विश्वासले मलाई सहयोग गर्छ अनि मेरा विश्वासले तिमीहरूलाई सहयोग गर्छ।
- 13 दास्य-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरूले जान कि मैले धेरै पटक तिमीहरूकहाँ आउने योजना गरे। म तिमीहरूकहाँ आउन चाहन्थे ताकि तिमीहरूलाई आत्मिक तवरले सहायता पुर्याउन सकूँ। म तिमीहरूलाई अन्य गैर-यहूदीहरूलाई जस्तै सहयोग गर्न चाहन्छु।
- 14 मलाई लाग्छ मैले सबै मानिसहरूको सेवा गर्न परेको छ: ग्रीकहरू, गैर-ग्रीकहरू, ज्ञानी र मूर्ख मानिसहरू।
- 15 यसैले म रोममा हुने तिमीहरूलाई पनि सुसमाचार प्रचार गर्न इच्छुक छु।
- 16 म सुसमाचारसंग शर्मामुक्त तर न गौरव गर्दछु। सुसमाचार त्यस्तो शक्ति हो जुन परमेश्वरले प्रयोग गर्नुहुन्छ। जसले उहाँमाथि विश्वास गर्छ पहिले यहूदी र गैर-यहूदीहरूलाई रक्षा गर्नलाई प्रयोग गर्नुहुन्छ।
- 17 सुसमाचारले मानिसहरूलाई उहाँसँग धार्मिक बन्ने कुरो प्रकट गरेको छ। परमेश्वरको बाटोले मानिसहरूलाई शुरूदेखि अन्तसम्म विश्वासद्वारा धार्मिकता तिर डोर्याउँदछ। जस्तो धर्मशास्त्रमा भनिएको छ, “जुन मानिस परमेश्वरको विश्वासमा ठीक रहँदछ ऊ अनन्त सम्म बाँचेछ।”
- सबैले गलत गरे
- 18 परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भयो। किनकि मानिसहरूले उहाँको विरुद्धमा दुष्ट र नराम्रा कामहरू गरे। तिनीहरूसँग सत्य छ, तर त्यो सत्य उनीहरूका दुष्ट-कार्यले लुकाई दिएको छ।
- 19 परमेश्वरले आफ्नो क्रोध देखाउनुभयो, किनभने उहाँको बारेमा जान्नुपर्ने प्रत्येक कुरो परमेश्वरले स्पष्टसित देखाइदिनु भएकोछ। हो, उहाँले आफ्नो बारेमा सबै कुराहरू स्पष्ट बताई दिइसक्नु भएकोछ।
- 20 परमेश्वरको विषयमा धेरै कुराहरू छन् जुन मानिसहरूले देख्न सक्तैनन् उहाँकै अनन्तको शक्ति र अन्य थोकहरू जसले उहाँलाई परमेश्वर भनि चिनाउँछ। तर संसारको शुरूदेखि नै ती सबै चीजहरू बुझ्न मानिसहरूलाई सजिलो छ। ती थोकहरू स्पष्ट छन् जुन परमेश्वरले बनाउनु भएको थियो। यसैले ती सबै मानिसहरू आफूले गरेको खराब कामहरूबाट परमेश्वरदेखि उम्कन पाउँदैनन्।
- 21 मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुख बुद्धिलाई ढाकी दियो।
- 22 मानिसहरूले आफूलाई ज्ञानी भनेर ठाने अनि तिनीहरू मूर्ख बने।
- 23 तिनीहरूले परमेश्वरको महिमा गर्न छोडिदिए जो अनन्त हुनुहुन्छ। तर परमेश्वरको महिमालाई संसारिक वस्तु जस्ता देखिने मूर्ति-पूजासँग साटे। मानिसहरूले परमेश्वरको महिमालाई चरा-चुरूङ्गी, पशुहरू र सर्पहरू जस्ता देखिने बनाइएका मूर्ति-पूजासँग साटे।
- 24 मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउनु भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे।
- 25 ती मानिसहरूले परमेश्वरको सत्यलाई झूटमा परिवर्तन गरे। आफैँद्वारा बनाइएका ती थोकहरूलाई पुजन र सेवा गर्न थाले। तर परमेश्वरले बनाउनु भएको कुराहरूको उनीहरूले न त पूजा गरे न सेवा गरे। परमेश्वरको प्रशंसा सधैं हुनुपर्छ। आमिम।
- 26 मानिसहरूले त्यस्तो कार्यहरू गरेकाले परमेश्वरले तिनीहरूलाई लाजमर्दो काम गर्नलाई छोडिदिनु भयो जुन तिनीहरू गर्न चाहन्थे। पत्नी मानिसहरूले पुस्यहरूसंग प्राकृतिक यौन सम्पर्क छडेर झीसँग नै अप्राकृतिक यौन सम्पर्क गर्न थाले।
- 27 त्यस्तै प्रकारले लोभने-मानिसहरूले पनि झीसँगको प्राकृतिक यौन छोडेर अन्य लोभने-मानिसहरूसँग अप्राकृतिक सम्बन्ध राख्न थाले। तिनीहरूले आपसमा लाजमर्दो कामहरू गरे। अनि तिनीहरूले गलती काम गरेकोले तिनीहरूका शरीरले कष्ट पाए।
- 28 परमेश्वरको सत्य ज्ञान राख्नु पर्छ भन्ने कुरालाई मानिसहरूले महत्व दिएनन्। त मानिसहरूले नगर्नु पर्ने काम गरे। यसैले व्यर्थकै कामहरू गरौं भनेर परमेश्वरले छाडिदिनु भयो।

29 तिमीहरूको मन हरेक प्रकारको पाप, दुष्ट्याइँ, स्वार्थपन र घृणाले भरियो। ती मानिसहरू आफैमा डाह, हत्याको भावना, झैझगडा झटा र एक-अर्कामा दुर्विचारले भरिए।

30 तिमीहरू आपसमा दुष्ट्याइँ पूर्ण कुराहरू गर्छन्। तिनीहरू परमेश्वरलाई घृणा गर्छन्। तिनीहरू रूखो, अहंकार अभिमानी, र ढीट छन्। तिनीहरूले नाराजा कामहरू गर्ने नयाँ बाटोहरू खोजि हिँड्छन्। तिनीहरूले आफ्ना माता-पितालाई पनि टुँडैन्।

31 तिनीहरू मूर्ख छन् र तिनीहरूले आफ्नो भाकलहरू पूरा गर्दैनन्। तिनीहरूमा अरुहरू प्रति प्राकृतिक ममता हुँदैन अनि कसैलाई पनि दया देखाउँदैन।

32 तिनीहरूले परमेश्वरको धार्मिक विधान जान्दछन्। त्यस्ता मानिसहरू मर्ने पछि भन्ने परमेश्वरको नियम तिनीहरू जान्दछन्। तथापि तिनीहरूले ती गल्ती कामहरू गरी मात्र रहने न तर अरूले त्यसो गरेको पनि ठीकै ठाने।

2

तिमी यहदीहरू पनि पापपूर्ण छौ

1 यदि तिमीले अरूलाई जाँच गर्न सक्छु भनेर सोच्छौ भने, तब तिमी भूल धारणामा छौ। तिमी पनि पापको दोषी छौ। तिमीले अरू मानिसहरूलाई जाँच गर्छौ तर तिमीले पनि त्यस्तै नाराजा कामहरू गरेका हुन्छौ। यसकारण जब तिमी तिनीहरूलाई जाँच गर्छौ तब तिमी आफैले आफूलाई जाँच गरिरहेका हुनेछौ।

2 ज-जसले नाराजा कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। अनि हामी जान्दछौ कि परमेश्वरको न्याय ठीक हुँदछ।

3 तिमीहरूले पनि ती गल्ती काम गर्नेलाई जाँच गर्छौ। तर तिमी आफै पनि त्यस्तै नाराजा काम गरिरहेका हुन्छौ। यसैले तिमीहरूलाई थाहा छ कि परमेश्वरले निश्चय न्याय गर्नुहुनेछ अनि त्यसबाट तिमीहरू भाग पाउने छैनौ।

4 के तिमी परमेश्वरको दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?

5 तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफै प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ।

6 परमेश्वरले मानिसहरूका आ-आफ्नो कर्म अनुसार पुरस्कार अथवा दण्ड दिनुहुनेछ।

7 कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिँदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैं असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ।

8 तर अन्य मानिसहरू स्वार्थी र सत्य पछ्याउन अस्वीकार गर्छन्। तिनीहरूले दुष्टताको बाटो अपनाउँदछन्। परमेश्वरले उनीहरूलाई दण्ड र क्रोध दिनुहुँदछ।

9 जसले दण्ड कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले दुःख र पीडाहरू दिनुहुनेछ-पहिले यहदीहरूलाई र गैर-यहदीहरूलाई पनि।

10 तर जसले असल कर्म गर्छ उनीहरूलाई परमेश्वरले गौरव, सम्मान र शान्ति प्रदान गर्नु हुनेछ पहिले यहदीहरूलाई र त्यसपछि गैर-यहदीहरूलाई।

11 परमेश्वरले सबैलाई समान न्याय गर्नु हुनेछ।

12 जस-जसले व्यवस्था बिना पापकर्म गरेका छन् तिनीहरू व्यवस्था बिना नै नाश हुनेछन्। जसले व्यवस्था पाएर पनि पाप कर्महरू गर्छन् तिनीहरूको न्याय व्यवस्था अनुसार नै गरिने छ।

13 व्यवस्था सुनै मात्र मानिसहरू परमेश्वरको अधि धार्मिक ठहरिँदैनन्, तर व्यवस्थाको पालन गरेर धार्मिक बन्दछन्।

14 गैर-यहदीहरूसँग व्यवस्थानै छैन। तर जब उनीहरूले व्यवस्था अनुस्पका कुराहरू स्वभावतः गर्छन् भने तिनीहरूसँग व्यवस्था नभए ता पनि व्यवस्था थापे बराबर हो।

15 किनकि तिनीहरूले सिद्ध गर्छन् कि व्यवस्थाले भने अनुसारको कुरा उनीहरूको हृदयमा लेखिएको हुन्छ। र उनीहरूका विवेकले पनि उनीहरूलाई त्यसै भन्छ। अनि उनीहरूको कर्म अनुसारका विचारहरूले तिनलाई दोष्याउँछन् वा समर्थन गर्छन्।

16 यी सम्पूर्ण कुराहरू त्यस दिनमा मात्र हुने गर्दछ जब परमेश्वरले मानिसहरूका हृदयका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ। अनि जुन सुसमाचार म प्रचार गर्दछ, यसले यही भन्छ कि परमेश्वरको न्याय खीष्ट येशू द्वारा हुनेछ।

यहदीहरू र व्यवस्था

17 तिमी को हो? तिमी आफैले आफूलाई यहदी भन्दछौ। तिमी व्यवस्थामा भरोसा गर्छौ अनि आफ्नो परमेश्वरको घमण्ड गर्छौ।

18 तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूबाट के चाहनु हुन्छ। अनि तिमीहरू कुन कुरो मुख्य छ त्यो जान्दछौ, किनभने तिमीहरूलाई व्यवस्थाले सिकाएको छ।

19 तिमीहरू सोच्दछौ कि तिमीहरू नै जनताका मार्गदर्शक हो तर तिमीहरू ठीक मार्ग जान्दैनौ। तिमी सोच्दछौ कि तिमीहरू जनताको निम्ति ज्योति हो तर आफू स्वयं नै अन्धकारमा छौ।

20 तिमीले आफूलाई ती अज्ञानी मानिसहरूलाई सही कुरा सिकाउने भनेर सम्झन्छौ। अनि तिमीहरू आफूलाई मानिसहरूका उपदेशक भनेर ठान्दछौ जसले धेरै सिक्नु परेको छ। तिमीहरूसँग व्यवस्था छ यसैले तिमीहरू सोच्दछौ कि सबै कुराहरू जान्दछौ र सबै सत्य तिमीहरूसँगै छ।

21 तिमीहरूले अन्य मानिसहरूलाई सिकाउँदैछौ। यसकारण तिमीहरू आफैलाई किन पढाउँदैनौ? तिमीहरू अरूलाई नचारे भन्छौ तर आफैचाहिँ चोर्दैछौ?

22 तिमीहरू मानिसहरूलाई व्यभिचारको पाप नगर्नु भन्छौ। तर तिमीहरू आफै चाँहि त्यस्ता पाप गर्दछौ। तिमीहरू मूर्ती-पूजालाई घृणा गर्दछौ। तर तिमीहरू आफै मूर्तिका मन्दिरहरूको धन किन लुट्छौ?

23 परमेश्वरको व्यवस्थाको विषयमा तिमीहरू घमण्ड गर्छौ। तर तिमीहरूले परमेश्वरको व्यवस्था भङ्ग गरेर उहाँलाई अनादर गर्छौ।

24 धर्मशास्त्रमा लेखिएको छ: “तिमीहरूको कारणले, अन्य गैर-यहदीहरूद्वारा परमेश्वरको अपमान भएको छ।”

25 यदि तिमीहरूले व्यवस्था अनुसरण गरेको भए तिमीहरूको खतनाको माने रहने थियो। तर यदि तिमीहरूले व्यवस्था भङ्ग गर्नु भयो भने तिमीहरू कहिल्यै खतना नभएको ठहर्ने छौ।

26 गैर-यहदीहरूको खतना भएको हुँदैन। तर यदि तिनीहरूले व्यवस्था अनुसार त्यसो गरे भने तिनीहरू खतना भएका ठहर्दछन्।

27 तिमी यहदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्नु भयो। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ।

28 यदि एक मानिस शारीरिक रूपले मात्र यहदी हो भने ऊ साँचो अर्थमा यहदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन।
29 एक मानिस मनको भित्री तहबाट मात्र साँचो यहदी हुँदछ। साँचो खतना आत्माद्वारा हृदयमा भएको हुँदछ विधानद्वारा होइन। यो आत्माले गरेको हुँदछ, लिखित व्यवस्थाले गरेको हुँदैन। हृदयमा खतना भएको मानिसले मात्र परमेश्वरबाट प्रशास पाउँदछ, अनि मानिसहरूबाट होइन।

3

- 1 यसकारण के यहदीहरूमा अन्य गैर-यहदीहरूमा नभएको कुरा छ त? खतनामा के विशेषता छ?
- 2 हो, यहदीहरूसँग धेरै विशेष कुराहरू छन्। मुख्य कुरा यो हो: परमेश्वरले आफ्ना शिक्षाहरूबाट यहदीहरूलाई विश्वास गर्नु भयो।
- 3 यो सत्य हो कि कतिपय यहदीहरू परमेश्वरको आज्ञाकारी थिएनन्। तर त्यसले के परमेश्वर भाकल पूरा गर्न रोक्नेछ?
- 4 अहं! परमेश्वर सत्य भएर रहनु हुन्छ, सबै मानिसहरू झटो भए पनि। धर्माशास्त्रमा लेखिएको छ,

“तिमीहरू आफ्ना वचनमा सच्चा प्रमाणित हुनेछौं जब बोलदछौं,
अनि तिमीहरूले जित्रेछौं जब तिनीहरूको न्याय हुनेछ।”

भजनसंग्रह 51:4

- 5 जब हामी गल्ती गर्छौं, त्यसले परमेश्वर सही हुनुहुन्छ भन्ने कुरा अझ स्पष्ट पार्दछ। यसकारण के हामी भन्न सक्छौं कि परमेश्वरले हामीलाई ढण्ड दिनु हुँदा उहाँ बेठीक बनिनु हुन्छ? म मानव विचारको अनुसार बोल्दछु।
- 6 होइन! यदि परमेश्वरले हामीलाई ढण्ड दिन सक्नु भएन भने, उहाँले संसारलाई न्याय गर्न सक्नु हुन्न।
- 7 कुनै मानिसले भन्न सक्ला, “जब म झटो बोल्छु, यसले परमेश्वरलाई अझै बढी महिमा दिँदछ, किनभने मेरो झटले परमेश्वरको सत्यलाई प्रकट गर्दछ। यसकारण म किन पापीको रूपमा न्याय गरिनु?”
- 8 तब हामी भन्न सक्छौं, “हामीले दृष्ट काम गर्न पर्छ ताकि असल चीज आउला।” कतिपय मानिसहरूले हामीलाई निन्दा गर्दै भन्छन् कि हामी नै त्यस्तो कुरा सिकाउँछौं। ती भर्त्सना हुनै पर्छ।

सबै मानिसहरू दोषी छन्

9 यसकारण हामी यहदीहरू के अन्य मानिसहरू भन्दा श्रेष्ठ छौं? होइन, कदापि छैनौं। हामीले पहिल्यै भनिसकेका छौं कि यहदीहरू र गैर-यहदीहरू सबै समानरूपले पापको शक्ति मुनि छौं।

10 धर्माशास्त्रले भन्दछ,

“त्यहाँ पापरहित मानिस कोही छैनन्।
एउटै पनि छैनन्!

11 त्यहाँ कोही बुद्धिकी मानिस छैनन्।

त्यहाँ परमेश्वरको खोजी गर्ने एकैजना पनि छैन।

12 सबैले परमेश्वरपट्टि पीठ फर्काएका छन्,
अनि सबै बेकम्मा भएका छन्।

असल कर्म गर्ने कोही छैन।

एकैजना पनि छैन।”

भजनसंग्रह 14:1-3

13 “मानिसहरूका मुख खुल्ला चिहानहरू जस्ता छन्।
तिनीहरू आफ्ना जिब्रोले अरूलाई धोका दिँदछन्।”

भजनसंग्रह 5:9

“तिनीहरूले जुन कुराहरू भन्दछन् ती सर्पका विष जस्ता हुँदछन्।”

भजनसंग्रह 140:3

14 “तिनीहरूका मुखहरू श्राप र तीतोपनले भरिपूर्ण छन्।”

भजनसंग्रह 10:7

15 “तिनीहरूका खुट्टा हत्या गर्नमा छीटो कुइन्छन्।

16 जता-जता तिनीहरू जान्छन् त्यहाँ सर्वनाश र विपत्ति ल्याउँदछन्।

17 तिनीहरू शान्तिको बाटो जान्दैनन्।”

यशैया 59:7-8

18 “तिनीहरूमा परमेश्वरको डर र सम्मान छैन।”

भजनसंग्रह 36:1

19 हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाले अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ।

20 किनभने व्यवस्थालाई पछ्याएर कोही पनि परमेश्वरको अघि धर्मी हुन सक्तैन। व्यवस्थाले हाम्रो पापलाई मात्र औल्याउँछ।

प्रभुले कसरी मानिसहरूलाई ठीक बनाउनु हुन्छ

21 तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र आगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्।

22 परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ।

23 सबै मानिसहरूले पाप गरेका छन् अनि परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्।

24 मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ।

25 परमेस्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशुलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेस्वरले येशुका रगतद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेस्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेस्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन।

26 अहिले पनि यहाँ धार्मिक नै हुनुहुन्छ भन्ने देखाउन परमेस्वरले यसो गर्नु भयो। परमेस्वरले यस्तो देखाउन गर्नुभयो कि उहाँ न्यायी हुनुहुन्छ र येशुमा उनीहरूको विश्वासद्वारा मानिसहरूलाई धार्मिक पनि बनाउन सक्नु हुन्छ।

27 यसकारण हामीले आफैले त्यस्तो घमण्ड गर्न कुनै ठाउँ छ? अहँ, कुनै ठाउँ छैन। किन ठाउँ छैन? किनभने यो विश्वासको मार्ग हो अथवा व्यवस्थाको मार्ग हो।

28 किन? किनभने हामी विश्वास गर्दछौं कि एउटा मानिसलाई व्यवस्था विनै विश्वासद्वारा धार्मिक बनाइन्छ। अनि हामी यही विश्वास गर्छौं।

29 परमेस्वर यहीहरूका मात्र परमेस्वर हुनुहुन्छ। उहाँ गैर-यहूदीहरूका पनि परमेस्वर हुनुहुन्छ।

30 परमेस्वर एउटै मात्र हुनुहुन्छ। उहाँले यहूदीहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी बनाउनु हुनेछ। त्यसरी नै गैर-यहूदीहरूलाई पनि तिनीहरूको विश्वासद्वारा धर्मी बनाउनुहुनेछ।

31 यसकारण हामीले विश्वासको बाटोमा लागेर व्यवस्था नष्ट गरिदिनु? होइन! विश्वासले हामीलाई त्यही बनाउँछ जुन व्यवस्थाले चाहन्छ।

4

अब्राहामको उदाहरण

1 यसकारण हाम्रा मानिसहरूका पुर्खा अब्राहाम बारे हामी के निष्कर्षमा पुग्छौं? विश्वासको बारेमा उनले के सिके?

2 यदि उनले गरेकै कर्मबाट धार्मिक बनाइएको हो भने, तब उनले घमण्ड गर्ने कारण थियो। तर अब्राहामले परमेस्वरको सामु घमण्ड गर्न सकेनन्।

3 धर्माश्रयले भन्छ, “अब्राहामले परमेस्वरमाथि विश्वास गरे। अनि उनको विश्वास परमेस्वरले एक धर्मीको रूपमा गन्नुभयो।”[☆]

4 जब कुनै मानिसले काम गर्दछ, उसलाई उपहारको रूपमा ज्याला दिइँदैन। उसले पाउनु पर्ने ज्याला कमाउँछ।

5 कसैले त्यस्तो काम गर्न सक्दैन जसले उसलाई धर्मी बनाउनेछ। यसैले मानिसले परमेस्वरमा विश्वास गर्नु पर्दछ जसले उसलाई धर्मी बनाउनुहुन्छ। तब परमेस्वरले उसको विश्वास ग्रहण गर्नुहुन्छ र उसलाई धर्मी बनाउनु हुन्छ।

6 त्यस्तै प्रकारले, दाऊदले त्यस मानिसको प्रसन्नता व्यक्त गरे जसलाई परमेस्वरले उसको कर्महरू नविचारी धर्मी ठहराउनु हुन्छ। दाऊदले भने:

7 “धन्य हुन तिनीहरू

जसका दुष्कर्महरू क्षमा भए र पापहरू ढाकिए।

धन्य हुन ती जसको पापको लेखा परमेस्वरले लिनु हुन्छ।

8 अनि जब परमप्रभु पापहित मानिसलाई स्वीकार गर्नु हुँदछ,
त्यो मानिस सौँचवी नै खुशी हुँदछ।”

भजनसंग्रह 32:1-2

9 यस्ता आशिष त्यस्ता मानिसहरूलाई मात्र हो जसले खतना गरेका छन्? अथवा ती खतना नगर्नेहरूलाई पनि हो? हामीले भनिसकेका छौं अब्राहामको विश्वास एउटा धर्मीको रूपमा गनिएको थियो।

10 यो कसरी हुन गयो? के परमेस्वरले अब्राहामलाई उनले खतना गर्न अगाडी अथवा खतना गरे पछाडी स्वीकार गर्नुभयो? परमेस्वरले उनलाई खतना गर्न अगाडी स्वीकार गर्नु भएको थियो।

11 परमेस्वरले स्वीकार गर्नुभयो भनेर देखाउनका लागि अब्राहामले पछि खतना गरे। परमेस्वरले स्वीकार गरेको देखाउनका लागि उनले आफ्नो खतना परमेस्वरको अगाडी विश्वास गरेको प्रमाणित गरे। यसैले अब्राहाम सबैका पिता हुन जसलाई खतना नगरेकाहरूले पनि विश्वास गर्दछन्। जसले विश्वास गर्दछ उसलाई पनि धर्मीको रूपमा ग्रहण गरिने छ।

12 अनि अब्राहाम ती खतना गर्नेहरूका पनि पिता हुन्। तर तिनीहरूका खतनाले गर्दा मात्र अब्राहाम उनीहरूका पिता भएका होइनन्। उनी तिनीहरूका पनि पिता हुन् यदि तिनीहरू हाम्रा पिता अब्राहामको विश्वास जस्तै अनुसरण गर्दछन् जुन उनले आफ्नो खतना गर्न भन्दा अघि देखाए का थिए।

विश्वासद्वारा परमेस्वरको प्रतिज्ञा पाउन सकिन्छ

13 अब्राहाम र उनका भावी सन्तानहरूले परमेस्वरको प्रतिज्ञा पाए कि उनीहरूले सारा संसार पाउने छन्। अब्राहामले त्यो प्रतिज्ञा पाएको व्यवस्थालाई विश्वास गरेको कारणले होइन। अब्राहामले परमेस्वरको प्रतिज्ञा पाएको कारण उनी आफ्नो विश्वासले गर्दा धर्मी थिए।

14 यदि मानिसहरूले व्यवस्था पछ्याएर परमेस्वरको वचन पाउने भए, तब विश्वास मूल्यहीन बन्ने थियो, र परमेस्वरको अब्राहामसँग को प्रतिज्ञा बेकामा बन्ने थियो।

15 किन? किनभने जब मानिसहरूले व्यवस्था पालन गर्दैनन् तब व्यवस्थाले परमेस्वरलाई रिस उठाउँछ। तर यदि त्यहाँ कुनै व्यवस्था छैन भने, त्यहाँ अनाज्ञाकारिताको कुनै प्रश्न आउँदैन।

16 यसकारण परमेस्वरको विश्वास प्रतिज्ञाको फल हो। त्यसैले परमेस्वरको प्रतिज्ञा सित्तैको उपहार जस्तै पाउन सकिन्छ। अनि यदि प्रतिज्ञा सित्तैको उपहार भए, अब्राहामका विश्वास हुने सबै मानिसहरूले त्यो वचन पाउन सक्छन्। यो प्रतिज्ञा ती मानिसहरूका लागि मात्र होइन जो मोशाको व्यवस्थाको अधीनमा छन्। प्रतिज्ञा सबैको निम्ति हो जो अब्राहाम जस्तै विश्वासी थिए। अब्राहाम हामी सबैका पिता हुन्।

17 धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मैले तिमीलाई सबै जातिका पिता बनाएँ।”[☆] यो परमेस्वर समक्ष सत्य छ। अब्राहामले परमेस्वरमा विश्वास गरे जसले मृतहरूलाई जीवन दिनुहुन्छ र जुन कुराहरू अहिलेसम्म भएको छैन त्यसको निर्णय दिनुहुन्छ।

18 अब्राहामको सन्तान हुनेछ भन्ने आशा थिएन। तर अब्राहामले परमेस्वरमा विश्वास गरे र आशा जीवित राखे। त्यही कारणले अब्राहाम धैर्य जातिका पिता भए। परमेस्वरले जस्तो उनलाई भन्नुभयो, “तिमीसँग धैर्य सन्तानहरू हुनेछन्।”[☆]

19 अब्राहाम प्रायः एकसय वर्ष उमेर पुगिसकेका थिए, यसैले उनको शरीरबाट सन्तानहरू हुन उमेर बितिसकेको थियो। सारहबाट पनि कुनै छोरा-छोरी भएन। अब्राहामले यसको विषयमा सोचेका थिए। तर परमेस्वरप्रति उनको विश्वास कमजोर भएन।

20 परमेस्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहित्यै शंका गरेनन्। अब्राहामले आफ्नो विश्वास गुमाएनन्। बस्, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेस्वरको प्रशंसा गरे।

21 आफूले दित्तुभएको प्रतिज्ञा पूर्ण गर्नमा परमेस्वर सामर्थी हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्णरूपले निश्चिन्त थिए।

22 यसैले, “परमेस्वरले अब्राहामको विश्वासलाई ग्रहण गर्नु भयो। औ उनलाई धर्मी बनाउनु भयो।”[☆]

☆ 4:3: उत्पत्ति 15:6 बाट उद्धृत गरिएको।

☆ 4:17: उत्पत्ति 17:5 बाट उद्धृत गरिएको।

☆ 4:18: उत्पत्ति 15:5 बाट उद्धृत गरिएको।

☆ 4:22: उत्पत्ति 15:6 बाट उद्धृत गरिएको।

- 23 ती शब्दहरू: “परमेश्वरले उनको विश्वासलाई मानि लिए” भने अब्राहामको लागि मात्र लेखिएको थिएन।
 24 ती शब्दहरू: हाम्रो निम्ति पनि थियो। परमेश्वरले हामीलाई पनि ग्रहण गर्नुहुन्छ जसले उहाँमा विश्वास गर्दछ, जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट बौराउन भयो।
 25 येशूलाई हाम्रो पापहरूका निम्ति मर्नु दिइयो। अनि हामीलाई धर्मी बनाउन उहाँ मृत्युबाट जीवनमा आउनु भयो।

5

परमेश्वरसंग शान्ति

- 1 हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेका छौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं।
 2 ख्रीष्टको माध्यम र हाम्रो विश्वासको कारण हामीले अनुग्रहमा प्रवेश पाएका छौं जहाँ हामी अहिले उभिएका छौं अनि परमेश्वरको महिमा पाउने आशामा हामी आनन्द मनाइरहेछौं।
 3 त्यति मात्र होइन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं। किन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं? किनभने हामी जान्दछौं कि ती दुःखहरूले हामीलाई संयमी बनाउँदछ।
 4 अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ।
 5 अनि यस आशाले हामीलाई कहिल्यै निराशा बनाउँदैन। किनभने परमेश्वरले आफ्नो प्रेमको बर्षाले हाम्रा हृदयहरू पारिपूर्ण पारिदिनु भयो। पवित्र आत्माद्वारा उहाँले हामीलाई आफ्नो प्रेम दिनुभो। त्यो पवित्र आत्मा परमेश्वरबाट हामीलाई उपहार हो।
 6 जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो।
 7 राम्रा मानिसहरूको निम्ति मर्ने सल्लाह कठिनले कोही राजी होलान। कोही भने अति असल मानिसको निम्ति मर्ने निश्चय पनि गर्न सक्लान।
 8 यद्यपि हामीहरू अझै पापी जीवन जिउँदै-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो।
 9 हामी ख्रीष्टको रगतद्वारा परमेश्वरसँग धर्मी बनियौं। यसैले, निःसन्देह हामी ख्रीष्टद्वारा नै परमेश्वरको क्रोधबाट जोगिने छौं।
 10 मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो पुत्रको जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ।
 11 यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।

आदम र ख्रीष्ट

- 12 पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्ने पर्ने भयो, किनभने सबैले पाप गरेका छन्।
 13 मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहराउनु हुने थिएन।
 14 तर आदमको समयदेखि मोशाको समयसम्म, सबै मानिसहरूलाई मर्नु नै थियो। आदमले परमेश्वरको आज्ञा पालन नगर्नाले मर्नु पर्यो। तर आदमले जस्तो अन्य मानिसहरूले पाप नगरे तापनि तिनीहरूले मर्नु पर्यो।
 आदम ख्रीष्ट जस्तै थिए जो भविष्यमा संसारमा आइरहेका थिए।
 15 तर परमेश्वरको सित्तैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो।
 16 जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ।
 17 एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्।
 18 यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको ढण्ड ल्यायो। तर त्यस्तै प्रकारले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ।
 19 एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू पापी भए। तर त्यस्तै प्रकारले एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू धार्मिक बनाइन्छन्।
 20 पाप बढ्ला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढ्दै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढ्दै गयो।
 21 जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।

6

पापको निम्ति मर्नु चाँहि ख्रीष्टको निम्ति जिउनु

- 1 हामीले के भन्ने? परमेश्वरको धेरै भन्दा धेरै अनुग्रह प्राप्त गर्नलाई हामीले अझै धेरै पाप गरिरहनु पर्ने?
 2 होइन! हामी हाम्रा पापले मर्यौं। यसकारण हामी कसरी लगातार पापमा बसिरहनु?
 3 के तिमीहरूले भुल्नु, जब हामी बसिस्मा भयौं तबदेखि नै हामी येशू ख्रीष्टका एक अंश बन्यौं? हामीले बसिस्मा लियौं, हामी उहाँको मृत्युमा भागीदार बन्यौं।
 4 यसैकारण जब हामी बसिस्मा भयौं, हामी ख्रीष्ट सँगै गाडियौं र उहाँको मृत्युमा भागीदार बन्यौं। हामी ख्रीष्टसँगै दफन भयौं ताकि हामी जोगीन सकौं अनि नयाँ जीवन जीउन सकौं। यस्तै प्रकारले, पिताको अचम्मको शक्तिले ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो।
 5 ख्रीष्ट मर्नु भयो, र हामी पनि उहाँको मृत्युको अनुरूपमा उहाँसित मिल्नौं। यसकारण हामी उहाँको बौराइको अनुस्रमा पनि ख्रीष्टसित मिल्नेछौं।
 6 हामी जान्दछौं हाम्रो पुरानो जीवन ख्रीष्ट सँगै क्रूसमा मर्यो। यो त्यस्तै भयो जसमा कि हाम्रो पापपूर्ण स्वभावले हामीमाथि नियंत्रण गर्ने थिएन र अब हामी आफै पापको दास हुने थिएनौं।
 7 जो मर्दछ उ पापको नियंत्रणबाट मुक्त हुँदछ।
 8 यदि हामी ख्रीष्टसँगै मरेका छौं भने, हामी जान्दछौं कि हामी पनि उहाँसँगै बाँच्ने छौं।
 9 ख्रीष्ट मृत्युबाट जानु भयो। अनि हामी जान्दछौं कि उहाँ फेरि कहिल्यै मर्नु हुनेछैन। उहाँमाथि मृत्युको कुनै प्रभाव छैन।
 10 हो, जब ख्रीष्ट मर्नु भयो, उहाँ पापको शक्तिलाई जित्र एकैपटक मर्नु भयो। अब उहाँसँग नयाँ जीवन छ अनि त्यो नयाँ जीवन परमेश्वरसँग छ।

- 11 त्यस्तै प्रकारले तिमीहरूले पनि पापको कारणले मरेको सम्झ। अनि ख्रीष्ट येशुमा परमेश्वरको निम्ति जीवित भएको ठान।
- 12 यसकारण पापलाई तिमीहरूको पार्थिव जीवन नियन्त्रण गर्न नदेऊ। तिम्रा पापपूर्ण स्वभावलाई तिमीमा राज गर्न दिनु हुँदैन जसले तिमीलाई उसको इच्छा अनुसार कर्म गर्न लगाउँछ।
- 13 तिम्रा शरीरका अंगहरूलाई पापकर्म र दुष्कर्महरू गर्नलाई अर्पण नगर। बरु आफू मृत्युबाट जिउँदो भएको कारण स्वयंलाई परमेश्वरप्रति समर्पित गर। राम्रो कामको लागि तिम्रा शरीरका अंग परमेश्वरको सेवामा अर्पण गर।
- 14 पाप तिम्रो स्वामी हुनेछैन। किन? किनभने तिमी व्यवस्थाको अधीनमा छैनौ। तिमीहरू अब परमेश्वरको अनुग्रहमा छौ।
- धार्मिकताको कमरौ
- 15 तब हामीले के गर्नु पर्ने? हामी व्यवस्थाको अधीनमा छैनौ तर प्रभुको अनुग्रहमा छौ भनेर पाप गर्नु पर्ने? होइन!
- 16 निःसन्देह तिमीहरू जान्दछौ कि जब तिमीहरूले आफैलाई कसैको आज्ञा पालन गर्ने दास बनाउँछौ, तब तिमीहरू त्यही मानिसको दास हो। जुन मानिसको आज्ञा तिमी पालन गर्छौ त्यही तिम्रो स्वामी हुनेछ। तिमीहरू पापको पछि लाग कि परमेश्वरको आज्ञा पालन गर, पापले आत्मिक मृत्यु ल्याउँदछ। तर परमेश्वरको आज्ञा पालन गर्नु भन्ने तिमीहरू धार्मिक बनाइने छौ।
- 17 विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधीनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्नु यो जुन तिमीहरूलाई दिइयो।
- 18 तिमीहरू पापदेखि मुक्त भयो। अनि अब तिमीहरू धार्मिकताका दास भयो।
- 19 म यसको व्याख्या उदाहरण दिएर व्याख्या गरिरहेछु किनभने तिमीहरूलाई बुझ्न गाह्रो हुन्छ। विगतमा, तिमीहरूले पापको निम्ति आफ्ना शरीरका अंगहरू अर्पण गर्नु र पापकै दास भयो। तिमीहरू दुष्ट कुराहरूको लागि मात्र बाँच्यौ। त्यस्तै प्रकारले, तिमीहरूले धार्मिकताको लागि शरीरका अंगहरू समर्पण गर। त्यसपछि मात्र तिमीहरू परमेश्वरको निम्ति बाँचेछौ।
- 20 विगतमा तिमीहरू पापका दास थियो अनि धार्मिकताले तिमीहरूलाई नियन्त्रण गरेन।
- 21 तिमीहरू दुष्ट कर्महरू गर्दै बाँच्यौ। ती कुराहरूका लागि अहिले तिमीहरू लज्जित छौ। के ती कुराहरूले तिमीहरूलाई साथ दियो? अहं! ती कुराहरूले आत्मिक मृत्यु ल्याउँछ।
- 22 तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हो। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ।
- 23 जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मृत्यु रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशु प्रभुमा अनन्त जीवन हो।

7

विवाहबाट एउटा उदाहरण

- 1 दाज्यू-भाइ, दिदी-बहिनीहरू तिमीहरू सबैले मोशाको व्यवस्था बुझ्दछौ। यसकारण निःसन्देह, तिमीहरू जान्दछौ कि व्यवस्थाले कुनै पनि मानिसलाई उ बाँचुञ्जेल मात्र आफ्नो अधीनमा राख्दछ।
- 2 म तिमीहरूलाई एउटा उदाहरण दिँदछु: एकजना पत्नी मानिस आफ्नो लोभने बाँचुञ्जेल सम्म उसैगै बस्नु पर्दछ। तर यदि उसको लोभने मर्यो भने ऊ विवाहको निम्ति विवाह विधानबाट मुक्त हुन्छ।
- 3 तर यदि त्यस पत्नी मानिसले आफ्नो लोभने छँदाछँदै अर्को पुष्पसँग विवाह गरी भने त्यसलाई व्यभिचारिणी भनिन्छ। तर यदि उसको लोभने चाँहि मर्यो भने ऊ विवाहको विधानबाट मुक्त बन्छ अनि यदि आफ्नो लोभने मरे पछि उसले अर्को पुष्पसँग विवाह गरी भने, उसलाई व्यभिचारिणीको दोष लाउँदैन।
- 4 त्यस्तै प्रकारले, मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिम्रा पुराना स्वभावहरू मरिसकेकाछन् र तिमीहरू पनि ख्रीष्टका शरीरद्वारा व्यवस्थाबाट मुक्त बन्नु। अब तिमीहरू कसैको भयो। तिमीहरू ख्रीष्टको भयो जो मृत्युबाट जगाइनु भयो। हामी ख्रीष्टका छौ र हामी परमेश्वरको सेवामा हुनसक्छौ।
- 5 विगतमा हामी हाम्रा पापपूर्ण स्वभावले शासित थियौ। व्यवस्थाले हामीमा पापपूर्ण कार्यहरू गर्न इच्छा जगायो जसले हाम्रो शरीर अधीनमा राख्यो। यसकारण जुन कुराहरू हामीले गर्नु त्यसले हाम्रो आत्मिक मृत्यु भयो।
- 6 विगतमा, व्यवस्थाले हामीलाई कैदी बनायो। तर हाम्रा पुराना स्वभावहरू मरेर गए अनि हामी व्यवस्थाबाट मुक्त गरियौ। यसैले अब हामी परमेश्वरलाई आत्माको नयाँ ढाँचाले सेवा गर्दछौ, नियमहरूमा लेखिएको पुरानो ढाँचाले होइन। अब, हामी परमेश्वरलाई आत्मद्वारा नयाँ ढाँचाले पुज्दछौ।

पापको विरुद्ध हाम्रो लडाईँ

- 7 हामीले के भन्नु पर्ने हो? के व्यवस्था पापको समान हो? होइन, तर व्यवस्था त एक मात्र त्यस्तो बाटो हो जहाँबाट मैले पाप भनेको के हो बुझ्न सकेँ। यदि व्यवस्थाले पाप भनेको के हो भन्ने नबताएको भए मैले कहिल्यै बुझ्न सक्ने थिएँ। तर व्यवस्थाले भन्यो, “असँगै भएको कुराहरूको चाहना तिमिले गर्नु देन।”
- 8 तर पापले त्यस आज्ञाबाट अक्सर पायो र ममा धेरै प्रकारको इच्छा जागृत गरायो किन कि पाप व्यवस्था बिने मृत बन्थो।
- 9 एक समय म व्यवस्था बिना नै जीवित थिएँ। तर जब आज आयो, पापले जीवन पायो।
- 10 यसकारण पापको कारणले गर्दा म आत्मिक रूपले मरे। आज्ञाको अर्थ थियो जीवन ल्याउनु तर मेरो लागि त्यसले मृत्यु ल्यायो।
- 11 व्यवस्था पालन गरेर पापले मलाई मूर्ख बनाउने ठाउँ पायो। व्यवस्था पालन गरेर पापले मलाई आत्मिक रूपले मार्यो।
- 12 तब त्यसैले व्यवस्था नै पवित्र हो, अनि आज्ञा पनि पवित्र, धार्मिक र राम्रो हो।
- 13 ममा मृत्यु ल्याउने कुरो राम्रो भनेको हो? होइन! तर पापले त्यो राम्रो भन्ने कुरो प्रयोग गरेर ममा मृत्यु ल्यायो। त्यसो भएकोले गर्दा खासमा कुरो खुबै नराम्रो हो भन्ने देखाइयो। अनि यही आज्ञा देखाउनलाई प्रयोग गरियो।

मानसिका दृन्द

- 14 हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हँ।
- 15 म केही जाँन्दैन म के गरिरहेछु। किनकि म केही जान्दैन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु।
- 16 यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु।
- 17 तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दछ।

- 18 हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु।
 - 19 आफूले चाहेको असल कुरा पनि म गर्दिनँ। त्यसको बदली गर्न नचाहेको राम्रो कुरा चाहि म गर्छु।
 - 20 यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्न म होइन। मभित्र रहेको पापले नै ती सब गर्दछ।
 - 21 त्यसैले मैले आफैमा एउटा विधान भेटेँ जब म असल गर्न चाहन्छु मभित्र सधैं दूष्ट रहन्छ।
 - 22 भित्रीरूपले म परमेश्वरको व्यवस्थामाँग खूशी छु।
 - 23 तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ।
 - 24 म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ?
 - 25 परमेश्वरले मलाई बचाउनु हुनेछ! म उहाँलाई हाम्रो प्रभु येशू ख्रीष्ट मार्फत धन्यवाद चढाउँदछु।
- यसकारण अब म मानसिक रूपले परमेश्वरको व्यवस्थाको दास हुँ। तर मेरो पापपूर्ण स्वभावमा म पापको विधानको दास छु।

8

आत्मा र जीवन

- 1 यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहराउने छैन।
- 2 किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याउँछ त्यसले मलाई मुक्ति दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो।
- 3 व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले व्यवस्था मान्दैन मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको भँसना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो।
- 4 परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं।
- 5 जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोंचदछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँचदछन्।
- 6 यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियन्त्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ।
- 7 यो किन सत्य हो? किनभने, जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब ऊ परमेश्वरको विरुद्ध हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ।
- 8 ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिल्यै खूशी पार्न सक्दैनन्।
- 9 तिमी लाग्छ, यदि परमेश्वरको आत्मा तिमीमा बस्छ। तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौं, तर आत्माबाट छौं। तर यदि कसैमा ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टसित हुँदैन।
- 10 किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिँदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो।
- 11 परमेश्वरले येशूलाई मृत्युबाट बोराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने, उहाँले तिमीहरूको शरीरलाई पनि जीवन-दान दिनुहुनेछ जुन मरणशिल छ। उहाँले तिमी शरीरमा आत्माद्वारा जीवन-दान दिन हुन्छ जुन आत्मा तिमीहरूमा बस्छ।
- 12 यसकारण मेरा दाज्यू-भाई, दिदी-बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैनौं। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन।
- 13 यदि तिमीहरू आफ्ना पापपूर्ण स्वभावको चाहनाको पछि लाग्छौं भने तिमीहरू आत्मिक रूपले मर्नेछौं। तर यदि तिमीहरू कुकर्म गर्नुदिखि आफूलाई रोक्न आत्माको शक्ति प्रयोग गर्छौं भने तिमीले सत्य-जीवन पाउने छौं।
- 14 परमेश्वरका साँचो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्।
- 15 जुन आत्मा तिमीले पाएकाछौं त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौं, “हे अब्बा, हे पिता।”
- 16 अनि त्यो आत्मा आफैले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं।
- 17 यदि हामी परमेश्वरका सन्तानहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिसहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौं।

हामीले भविष्यमा महिमा पाउने छौं

- 18 अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन।
- 19 परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले तुलो उत्सुकताको साथ त्यस समयलाई पछिरेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ।
- 20 प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियो:
- 21 परमेश्वरले बनाउन भएको होरक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्।
- 22 हामी जान्दछौं सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पछिरेहेके छन्।
- 23 यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर पछिरेहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने भनेर उत्सुकतापूर्वक पछिरेहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर पछिरेहेकाछौं।
- 24 हामीहरू बचाइँयौं र हामीमा यो आशा छ। यदि हामीले पछिरेहेका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँन्छन्।
- 25 तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले तुलो धेरैसित त्यो पछिरेहेका छौं।

26 आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिंदैन।

27 परमेश्वरले हाम्रो हृदयमा के छ बुझ्न सक्नु हुन्छ किनभने आत्मा मानिसहरूका लागि परमेश्वरसँग उहाँकै इच्छाले बोल्नु हुन्छ।

28 हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।

29 यो संसार बनाउन भन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नु हुन्थ्यो। अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै होउनु भन्ने निर्णय गर्नुभयो। त्यसैकारण येशू धेरै दाज्यू-भाईहरू र दिदी-बहिनीहरूमा जेठो हुनुभयो।

30 परमेश्वरले ती मानिसहरूलाई आफ्नै पुत्र जस्तै होउनु भन्ने योजना गर्नुभयो। अनि परमेश्वरद्वारा बोलइएका तिनीहरूलाई पनि धर्मी बनाइयो। अनि परमेश्वरद्वारा धर्मी बनाइएका तिनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।

येशू ख्रीष्टमा परमेश्वरको प्रेम

31 यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?

32 परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएप तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै होक उपहार दिनुहुन्न र?

33 परमेश्वरले चुन्नु भएका मानिसहरूलाई कसले दोष लगाउन सक्छ? कसैले सतैन! परमेश्वर मात्र एक हुनुहुन्छ जसले आफ्ना मानिसहरूलाई धर्मी बनाउनुहुन्छ।

34 परमेश्वरका मानिसहरूलाई कसले दोषी हो भनी भन्न सक्छ? कसैले सतैन! ख्रीष्ट येशू हाम्रा निम्ति मर्नुभयो, तर त्यति मात्र होइन, उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। अनि उहाँ परमेश्वरको दाहिनेपट्टि हुनुहुन्छ र हाम्रा निम्ति परमेश्वरलाई बिन्ति गरिरहनु भएको छ।

35 ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नाङ्गोपनाले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अहं। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहं सक्दैन।

36 धर्मशास्त्रले भन्छ,

“तिमीहरूका निमित्त हामीहरू दिनभरि नै मृत्युको मुखमा छौं।

मानिसहरू सौँचदछन् हामी मारिने भेडा जस्ता छौं।”

भजनसंग्रह 44:22

37 तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं।

38-39 हो, म निश्चित छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सतैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।

9

परमेश्वर र यहूदी मानिसहरू

1 म ख्रीष्टमा छु र सत्य कुरा बोल्तिरहेछु। म झट्टो बोल्दिनँ। मेरो अन्तारात्मा पवित्र-आत्माद्वारा नियन्त्रित छ। अनि यो अन्तारात्माले निश्चित गर्छ कि म झट्टो होइन:

2 मलाई दुलो अफसोस छ र मेरो हृदयमा अटुट वेदना छ यहूदी जातिको निम्ति।

3 तिनीहरू मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू हुन्, पृथ्वीमा मेरा सन्तानहरू हुन्। यदि यसले तिनीहरूलाई सहायता गर्न सक्थे भने म ख्रीष्टबाट श्राप पाउन र उहाँसित छुट्टिने पनि इच्छा गर्थे।

4 तिनीहरू इसाएलका मानिसहरू हुन्। जसलाई परमेश्वरले आफ्नो सन्तान बनाउन चुन्नु भएको छ। तिनीहरूसँग परमेश्वरको महिमा र उहाँ अनि उहाँका मानिसहरू माझमा करार छ। परमेश्वरले उनीहरूलाई आराधना र संकल्प गर्ने तरिका भएको मोशको व्यवस्था दिनुभयो।

5 ती मानिसहरू हाम्रा पुर्खाहरूका सन्तानहरू हुन्। अनि तिनीहरू ख्रीष्टका पार्थिव परिवार हुन्। ख्रीष्ट सबै प्राणीहरू माथिका परमेश्वर हुनुहुन्छ। सदा उहाँको प्रशंसा गर! आमिन।

6 हो, म यहूदीहरूको लागि दुःख अनुभव गर्छु। म भन्दिनँ कि परमेश्वर उनीहरूको लागि आफ्नो प्रतिज्ञा राख्नमा चुक्नु भयो। तर इसाएलका कतिपय मानिसहरू मात्र परमेश्वरका साँचो मानिस छन्।

7 अनि अब्राहामका सन्तानहरू मध्ये थोरै मात्र अब्राहामको साँचो सन्तान थिए। यही कारण परमेश्वरले अब्राहामलाई भन्नुभयो: “इसहाक मात्र खालि कानूनी छोरो हुनेछ।”*

8 यसले बताउँछ अब्राहामका सबै सन्तानहरू परमेश्वरका खास छोरा-छोरीहरू होइनन्। परमेश्वरले अब्राहामलाई प्रतिज्ञाको आधारमा अब्राहामका खास छोरा-छोरीहरू ती हुन् जो परमेश्वरका छोरा-छोरीहरू भए।

9 परमेश्वरले अब्राहामलाई यो प्रतिज्ञा दिनुभएको थियो: “निश्चित समयमा म फर्कने छु अनि साराले एउटा छोरो पाउनेछिन्।”*

10 अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पुर्खा इसहाक थिए।

11-12 तर दुईजना छोराहरू जन्मनु भन्दा अगाडी परमेश्वरले रिबेकालाई भन्नुभयो, “दुलो छोरोले सानालाई सेवा गर्नेछ।”* केटाहरू जन्मनु भन्दा र तिनीहरूले राम्रो वा नराम्रो कुनै काम गर्न भन्दा अगाडी यसो भनिएको थियो। आफूले चुनेको केटो आफ्नो योजनाकै आधारमा होस भन्नालाई परमेश्वरले यसो भन्नुभएको थियो। परमेश्वरकै चाहनाले उनी चुनिएका थिए तर ती केटाहरूले केही गरेको कारणले होइन। त्यो परमेश्वरको इच्छा थियो।

13 जस्तो धर्मशास्त्रमा भनिएको छ, “मैले याकूबालाई प्रेम गरे तर एसावलाई घृणा गरे।”*

14 यसकारण यस विषयमा हामीले के भन्नुपर्छ? के परमेश्वरमा कुनै अन्याय छ? निश्चय छैन।

15 परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछु। अनि जसलाई सहातुभूति दर्शाउनु चाहन्छु उलाई सहातुभूति दर्शाउँछु।”*

* 9:7: उत्पत्ति 21:12 बाट उद्धृत गरिएको। * 9:9: उत्पत्ति 18:10, 14 बाट उद्धृत गरिएको।

* 9:11-12: उत्पत्ति 25:23 बाट उद्धृत गरिएको।

* 9:13:

मत्ताकी 1:2-3 बाट उद्धृत गरिएको।

* 9:15: प्रथमान 33:19 बाट उद्धृत गरिएको।

- 16 यसैले हेरेक कुरो परमेस्वरको कृपामा निर्भर छ, अनि मानिसको इच्छामा वा प्रयासमा निर्भर छैन।
- 17 धर्मशास्त्रमा परमेस्वरले फिरऊनलाई भन्नुभयो, “मैले तिमीलाई राजा बनाएँ ताकि मेरो निम्ति तिमीले केही गर्न सकौला। म मेरो शक्ति तिमी मार्फत प्रदर्शन गर्न चाहन्थेँ। म चाहन्थे मेरो नाउँ संसारभरि घोषित होस्।”^{१७}
- 18 यसैले, परमेस्वरले जसलाई चाहनु हुन्छ उसैमाथि कृपा दर्शाउनु हुन्छ। अनि परमेस्वरले जसलाई हठी बनाउनु चाहनु हुन्छ उसलाई हठी बनाउनु हुन्छ।
- 19 यसकारण तिमीहरूमध्ये कसैले पनि प्रश्न गर्नसक्छौ: “यदि परमेस्वरले हामीले गरेका सबै कुराहरूमा नियंत्रण गर्नुहुन्छ भने परमेस्वरले हाम्रो पापहरूको निम्ति हामीलाई किन दोष दिनुहुन्छ?”
- 20 हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेस्वरलाई प्रश्न गर्ने तिमी को हो? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायो?” भनेर सोध्छ?
- 21 कुमालेको अधिकार छ एउटै माटोबाट एउटै विशेष प्रयोगमा आउने एक किसिमको भाँडो बनाउँछ भने सामान्य प्रयोगमा आउने अर्को किसिमको भाँडो पनि बनाउँछ। के यो ठीक होइन?
- 22 यस्तै प्रकारले परमेस्वरले पनि काम गर्नुहुन्छ। परमेस्वरले आफ्नो क्रोध मानिसहरूमा प्रकट गर्न चाहनु भयो, जसमा कि उनीहरूले उहाँको शक्ति देख्नु। तर परमेस्वरले दूलो धैर्यसित ती मानिसहरूलाई सहनु भयो जो विनाश हुने आँटका थिए।
- 23 परमेस्वरले धैर्यतापूर्वक पर्खनु भयो जसमा कि उहाँको कृपा पाउनेहरूलाई उहाँले आफ्नो सम्पन्न महिमा देखाउन सकून्। परमेस्वरले ती मानिसहरूलाई आफ्नो महिमा प्राप्त गर्न तयार गर्नु भयो।
- 24 हामी तिम्ति मानिसहरू हौं। परमेस्वरले हामीलाई यहूदी र गैर-यहूदी दुवै सम्प्रदायबाट चुन्नु भएको छ।
- 25 होशेको कितावमा धर्मशास्त्रले भन्दछ,

“जो मानिसहरू मेरा होइनन्-
म भन्नेछु ती मेरा मानिसहरू हुन्।
अनि ती मानिसहरू जसलाई मैले प्रेम गरिँ-
म भन्नेछु तिनीहरूलाई प्रेम गर्छु।”

होशे 2:23

26 अनि

“त्यही ठाउँमा जहाँ परमेस्वरले भन्नुभयो,
‘तिमीहरू मेरा मानिसहरू होइनौ’-
त्यसै ठाउँमा तिनीहरूलाई जीउंदा परमेस्वरका पुत्रहरू भनेर भनिने छ।”

होशे 1:10

27 अनि इस्राएलको विषयमा यशैयाले भनेका छन्:

“इस्राएलका मानिसहरू
समुद्र किनारका बालुवाका कणहरू झैं अनगन्ती छन्।
तर तिनमा थोरैको मात्र उद्धार हुनेछ।
28 हो, परमेस्वरले चँडि नै यस पृथ्वीमा मानिसहरूको न्याय गरिसक्नु हुनेछ।”

यशैया 10:22-23

29 यस्तै कुरा यशैयाले भने:

“परमप्रभु सर्व-शक्तिमान हुनुहुन्छ,
प्रभुले हाम्रा निम्ति उहाँका कतिपय मानिसहरूलाई बचाउनु भयो।
यदि उहाँले त्यसो नगर्नु भएको भए,
अहिले हामी सदांम,
र गमोरा जस्तै हुने थियौं।”

यशैया 1:9

30 यसकारण यी सबले के बुझाउँछ? यसको तात्पर्य हो: गैर-यहूदीहरूले धर्मी बन्न खोजिरहेका थिएनन्। तर तिनीहरू विश्वासमा आधारित धर्मी बनाइए।

31 अनि इस्राएलका मानिसहरूले व्यवस्थालाई पछ्याएर धर्मी बन्ने कोशिश गरे। तर तिनीहरू आफ्नो उद्देश्यमा सफल भएनन्।

32 किन असफल भए? किनभने, आफ्ना कामहरूको आधारमा तिनीहरूले आफैलाई धर्मी बनाउने कोशिश गरे, विश्वासको आधारमा होइन। तिनीहरू त्यस ढुङ्गामा ठेस लागेर लडे जसले मानिसलाई लडाउँछ।

33 त्यस ढुङ्गाको विषयमा धर्मशास्त्र भन्छ:

“हेर, सियोनमा म एउटा ढुङ्गा राख्छु, जसमा मानिसहरूलाई ठेस लाग्छ।
यो एउटा चिहान हो जसले मानिसलाई पाप गर्न लाउँछ।
तर चट्टानमा कसैले विश्वास गर्दछ भने
उसलाई लज्जित पारिने छैन।”

यशैया 8:14, 28:16

10

1 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, यहूदीहरूको उद्धार हुनसकोस् भनेर म हृदयबाटै चाहन्छु। यो मेरो परमेस्वरप्रति प्रार्थना छ।

2 यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छु: तिनीहरू सोचि नै परमेस्वरलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्।

* 9:17: प्रस्थान 9:16 बाट उद्धृत गरिएको।

3 तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्।

4 ख्रीष्टले व्यवस्था समाप्त गरिदिनुभयो ताकि प्रत्येक मानिस जसले विश्वास गर्छ ऊ धर्मी हुन सक्छ।

5 व्यवस्थाले दिएको धार्मिकताको बारे मोशा भन्दछन्, “व्यवस्था अनुसार हिंडुने मानिस त्यसबाट बाँच्नेछ।”*

6 तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ, “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?’ ” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”)

7 “र नभन, ‘पातालमा को जानेछ?’ ” (जसको अर्थ हुँदछ, “ख्रीष्टलाई मृत्युबाट फर्काउन पातालमा को जानेछ?”)

8 धर्मशास्त्रले यसरी भन्छ: “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।”* यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं।

9 यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौं भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भने कुरामा तिमीहरू विश्वास गर्छौं भने, तिमीहरूको उद्धार हुनेछ।

10 हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइएका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौं अनि हाम्रो उद्धार भयो।

11 हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, ऊ लज्जित हुने छैन।”*

12 किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँले परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ।

13 हो, धर्मशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।”*

14 तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुननुपर्छ। तर उहाँको बारेमा सुनलाई कसैले उहाँको बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ।

15 तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छ: “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।”*

16 तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?”*

17 यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको विषयमा बताए तिनीहरूले सुसमाचार सुनेछन्।

18 तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?” हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छ,

“तिनीहरूका आवाज सारा-संसारमा फैलिउन्।

तिनहरूका शब्द संसारका चारै दिशा पुरान्”

भजनसंग्रह 19:4

19 फेरि म सोध्छु, “के इस्राएलका मानिसहरूले बुझेनन्?” हो तिनीहरूले बुझे। मोशा पहिले परमेश्वरका कुरा भन्छन्,

“म ती मानिसहरूलाई प्रयोग गरेर तिनीहरूमा इर्ष्या उत्पन्न गराउँछु, जो एक जाति होइन।

एउटा मूर्ख जातिलाई प्रयोग गरेर म तिमीहरूलाई क्रुद्ध बनाउँछु।”

व्यवस्था 32:21

20 त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्:

“जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्,

तिनीहरूले नै मलाई पाए।

जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।”

यशैया 65:1

21 परमेश्वरले यी कुराहरू यशैयाद्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ,

“सारा दिन मैले ती मानिसहरूलाई पर्छें,

तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।”

यशैया 65:2

11

आफ्ना मानिसहरूलाई परमेश्वरले बिर्सनुभएन

1 तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ।

2 तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फर्काउनु भएन। नि:सन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए।

3 “परमप्रभु, मानिसहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अनि तपाईंका वेदीहरू सबै भत्काई दिए। म मात्र एकजना अगमवक्ता अझ बाँचिरहेछु। अनि मानिसहरू मलाई मार्न खोजिरहेछन्।”*

4 तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।”*

5 यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्।

6 अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।

* 10:5: लेवी 18:5 बाट उद्धृत गरिएको। * 10:8: व्यवस्था 30:12-14 बाट उद्धृत गरिएको। * 10:11: यशैया 28:16 बाट उद्धृत गरिएको। * 10:13: योएल 2:32 बाट उद्धृत गरिएको। * 10:15: यशैया 52:7 बाट उद्धृत गरिएको। * 10:16: यशैया 53:1 बाट उद्धृत गरिएको। * 11:3: 1 राजा 19:10, 14 बाट उद्धृत गरिएको। * 11:4: 1 राजा 19:18 बाट उद्धृत गरिएको।

7 यसैले त्यो यस्तो हुन गयो: इस्त्राएलका मानिसहरूले धर्मी बन्ने कोशिश गरे। तर ती सफल बनिन सकेनन्। तर परमेश्वरले चुन्नु भएका मानिसहरू भने धर्मी बनिए। अरू मानिसहरू कठोर थिए र परमेश्वरको कुरा सुन्न चाहेनन्।

8 जस्तो धर्मशास्त्रमा लेखिएको छ,

“परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।”

यशैया 29:10

“परमेश्वरले तिनीहरूका आँखा बन्द गरिदिनु भयो ताकि तिनीहरूले देख्न नसकन्, उहाँले तिनिहरूका कान बन्द गरिदिनु भयो ताकि तिनीहरूले सुन्न नसकन्। अझसम्म त्यही भइरहेछ।”

व्यवस्था 29:4

9 अनि दाउद भन्छन्,

“तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्।
तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्।

10 तिनीहरूका आँखा बन्द रहन्, तब ती देख्न सक्दैनन्।
अनि ती सदा कष्टमा परिरहन्।”

भजनसंग्रह 69:22-23

11 त्यसैले म सोध्छु जब यहूदीहरूले ठोक्कर खाए, त्यस ठोक्करले के ती ध्वंस भए? भएनन्। तिनीहरूको गलतीले गैर-यहूदीहरूलाई मुक्ति प्रदान गर्‍यो र यहूदीहरूलाई इर्ष्यालु बनायो।

12 यहूदीहरूको ठोक्करले संसारलाई ठूलो आशिष ल्याएको छ, अनि तिनीहरूले जे गुमाए त्यसले गैर-यहूदीहरूलाई ठूलो आशिष ल्याएको छ। यसकारण कल्पना गर परमेश्वरले तिनीहरूलाई जस्तो हुनु चाहनुहुन्छ तो त्यस्तै भइदिए संसारले कति महान् आशिष पाउने थियो!

13 अब म तिमीहरूसँग बोलिरेहेछु जो यहूदीहरू होइनौं। म गैर-यहूदीहरूको प्रेरित हुँ। यसैले जति बेला मसँग त्यो कर्म हुन्छ, म यथासक्य असल गर्छु।

14 म आशा गर्छु कि म आफ्नै मानिसहरूलाई इर्ष्यालु बनाउन सक्छु। त्यस्तै प्रकारले म आशा गर्छु म तिनीहरूमा कतिपयलाई उदार गर्न सक्छु।

15 परमेश्वर यहूदीहरूसँग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउनेछ।

16 यदि रोटीको पहिलो टुक्रा परमेश्वरलाई अर्पण गरे, जम्मै रोटी पवित्र हुन्छ। यदि एउटा रूखका जराहरू पवित्र छन् भने त्यसका हाँगाहरू पनि पवित्र हुनेछन्।

17 भद्राक्षको रूखको केही हाँगाहरू भाँचिएका थिए। अनि जङ्गली भद्राक्षको हाँगा (जस्तो गैर-यहूदी) तिमीहरू त्यस भद्राक्षको हाँगाहरूमा कलमी बाँधिएकाहरू थियो। अब त्यसै भद्राक्ष रूखको शक्ति र जीवनको साझेदारी तिमीहरूले गर्नेछौं।

18 यसैले भाँचिएका हाँगाहरू भन्दा ठूला बन्ने घमण्ड नगर। तिमीहरूले घमण्ड गर्ने कुनै कारण छैन। किन? तिमीहरूले त्यो जरामा प्राण भर्दैनौं। त्यो जराले पो तिमीहरूलाई प्राण दिन्छ।

19 तिमीहरूले भन्नेछौं, “हागाँहरू भाँचिएर गए जसमा कि म रूखमा कलमी बनाउन सक्ँ।”

20 त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौं। घमण्डी नबन तर नम्र बन।

21 परमेश्वरले प्राकृतिक हाँगाहरूलाई नजोगाए जस्तै यदि तिमीहरूले विश्वास गरिरहेनौं भने उहाँले तिमीहरूलाई जोगाउनु हुने छैन।

22 यसकारण बुझ, परमेश्वर कति दयालु हुनुसक्नु हुन्छ, तर साथै बुझ, परमेश्वर कठोर पनि हुन सक्नुहुन्छ, जसले परमेश्वरको बाटो पछ्याउन छाड्छ उसित उहाँ कठोर हुनुहुन्छ। तर तिमी उहाँका दयाभिन्न रहिरह्यौं भने परमेश्वर दयालु हुनुहुन्छ। तर तिमीले त्यसो गरेनौं भने तिमी रूखका हाँगाहरू काटिए झैं, काटिने छौं।

23 अनि यदि यहूदीहरूले परमेश्वरमा फेरि विश्वास राख्न थाले, परमेश्वरले तिनीहरूलाई फेरि ग्रहण गर्नुहुनेछ। परमेश्वरमा तिनीहरूलाई फेरि फर्काई ल्याउने क्षमता छ जहाँ तिनीहरू पहिले थिए।

24 एउटा असल भद्राक्षको रूखमा जंगली भद्राक्ष का हाँगाहरू कलम सार्नु प्राकृति कुरो होइन। तर तिमी गैर-यहूदीहरू जङ्गली भद्राक्ष रूखका हाँगाहरू जस्ता हुन्। यसकारण निःसन्देह तिनीहरू मूल रूखमा कलमी सार्न सकिन्छ।

25 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो हो: इस्त्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अ-यहूदीहरू परमेश्वरकहाँ आउँदछन्।

26 अनि त्यसै गरी सारा इस्त्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छ:

“उद्धारक सियोनबाट आउनु हुनेछ;

उहाँले याकूबका परिवारबाट दुप्याइँ हटाउनुहुनेछ।

27 अनि म तिनीहरूसँग यो वाचा गर्नेछु

जब तिनीहरूका पापहरू म हरण गर्नेछु।”

यशैया 59:20-21, 27:9

28 यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रूहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो।

29 परमेश्वरले मानिसहरूलाई आफूले दिनुहुने उपहारको बारेमा अनि आफ्नो बोलावटको बारेमा आफ्नो मन परिवर्तन गर्नुहुने छैन।

30 एक समयमा तिमीहरूले परमेश्वरलाई मान्न अस्वीकार गरेका थियौं। तर अहिले तिमीहरूले परमेश्वरको कृपा पायो कारण तिनीहरूले आज्ञा पालन गर्न मानेनन्।

31 अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गस्न् भनि त्यसो भएको थियो।

32 सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्।

परमेश्वरको प्रशंसा गर

33 हो, परमेश्वरको एक्कीको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सतैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन।

34 जस्तो धर्मशास्त्रमा लेखिएको छ:

“परमप्रभुको मन कसले जान्दछ?

उहाँलाई सल्लाह कसले दिनसक्छ?”

यशैया 40:13

35 “कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ?

ता कि बदिल्मा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।”

अय्यूब 41:11

36 हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कुरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन।

12

परमेश्वरलाई तिमीहरूको जीवन देऊ

1 यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई तूले दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो।

2 सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अपनाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफैँ परमेश्वरको इच्छा पत्तो लाउन समर्थ हुने छौ।

3 परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छो त्यो भन्दा बढता आफूलाई नसम्झौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर।

4 हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन।

5 उसै गरी, हामी धेरै मानिसहरू छौ, तर ख्रीष्टमा हामी एक शरीर हौ। अनि प्रत्येक अंग अरु भागहरूका हुन्।

6 हामी सबैसँग विभिन्न वरदानहरू छन्। हेरक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ।

7 यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ।

8 यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरु मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ।

9 तिमीहरूको प्रेम शब्द हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याई छ। असल कुराहरू मात्र गर।

10 एका-अर्कामा दाज्यू-भाई, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ।

11 परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इष्ट्यालु भएर उहाँको सेवा गर।

12 खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैं प्रार्थना गर।

13 परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।

14 ती जसले तिमीहरूलाई नराम्रो गछ उसित मीठो वचन बोला। तर तिनीहरूलाई नसराप।

15 जब अरुहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरुहरू रुन्छन् तिमीपनि तिनीहरूसँगै रोऊ।

16 परमेश्वरमा शान्तिपूर्वक मिलेर बस। अंहकार नगर। निम्न पदका मानिसहरूसित मित्रता राख। अभिमान नहोऊ।

17 यदि तिमीलाई कसैले चोट पुर्याउछ भने तिमीले त्यसको बदला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर।

18 सबैसँग शान्तिसित बस्ने चेष्टा गर।

19 हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्य, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। लेखिएको छ: “दण्ड दिने काम मेरो हो, म साटो फेर्ने छु।”^{१७} परमप्रभु भन्नुहुन्छ।

20 यसर्थ तिमीहरूले यसो गर्नु:

“यदि तिम्रो शत्रु भोको छ भने,

उसलाई खुवाऊ।

यदि तिम्रो शत्रु प्यासा छ भने,

उसलाई पानी देऊ।

यसप्रकारले तिमीले ती मानिसहरूलाई लज्जित पार्नेछौ।”

हितोपदेश 25:21-22

21 दुष्टले तिमीलाई नजितोस्, तर भलाईले दुष्टलाई जित।

13

सरकारको शासकहरूको आज्ञा मान्नु

1 तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नु पर्छ। किनभने शासकहरूलाई अधिकार दिने परमेश्वरनै हुनुहुन्छ। अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्।

2 यसैले जो शासकहरूको विरोधमा जान्छ ऊ परमेश्वरको नियुक्तिको विरोधमा जान्छ। जो शासकको विरोधमा जान्छ ऊ दण्डित हुनेछ।

* 12:19: श्वसथा 32:35 बाट उद्धृत गरिएको।

3 ज-जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन। तर ज-जसले अनुचित काम गर्दछन् उनिहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्।

4 शासकवर्ग तिमीहरूलाई सहयोग गर्ने परमेश्वरका सेवक हुन्। तर तिमीले अनुचित काम गर्थौ भने तिमी डराउँछौ। शासकसँग दण्ड दिने अधिकार छ अनि उसले यो अधिकार चलाउँछ। अनुचित काम गर्नेलाई दण्ड दिने ऊ परमेश्वरको सेवक हो।

5 तिमीले शासकको आज्ञा मान्ने पर्छ, तिमीले मान्ने पर्छ किन कि मानेनौ भने तिमीले दण्ड पाउन सक्छौ। तिमीले मान्नु पर्छ किनभने तिमी जान्दछौ कि असल काम गरिनु पर्छ।

6 अनि यसैकारण तिमीहरूले कर पनि तिर्नु पर्दछ। शासकहरू परमेश्वरको सेवा गरिरहेछन् अनि त्यसैको लागि तिनीहरूले आफ्नो समय दिन्छन्।

7 तिमीले जे दिनुपर्छ सबै मानिसलाई देऊ। तिमीले जसलाई कर र महसूल तिर्नु परेको हुन्छ उसलाई तिर। आदर गर्नुपर्ने मानिसलाई आदर गर। सम्मान गर्नु पर्ने मानिसलाई सम्मान गर।

अरूलाई प्रेम गर्नु नै व्यवस्था हो

8 तिमी कसैसँग ऋणी हुनु हुँदैन। तर तिमीहरू सधैँ एका अर्कामा प्रेमको ऋणी हुनुपर्छ। जसले अरूलाई प्रेम गर्दछ उसले सम्पूर्ण व्यवस्था मान्दछ।

9 म यो किन भन्दैछु? किनभने व्यवस्थाले भन्दछ, “व्यभिचारको पाप नगर, हत्य नगर, कुनै कुरो नचोर, अरूको चीजको लोभ नगर।” यी सबै आदेशहरू र अन्य आदेशहरू एउटै आदेशमा समाहित छन् “आफूलाई प्रेम गरे जस्तै अरूलाई प्रेम गर।”^{*}

10 प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो।

11 मेरो भनाइको कारण यो हो कि हामी अन्धकारो समयमा बाँचिरहेछौं। हो, अब निद्राबाट ब्यथिने तिम्रो समय आएको छ। किनभने जति बेला हामीले विश्वास गरौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ।

12 “रात” प्रायः सिद्धिसक्यो “दिन” लगभग यहाँ आइसक्यो। यसर्थः हामीले अन्धकारको कामगर्न छोड्नु पर्छ, अनि उज्यालाको कामहरू गर्नु पर्छ।

13 दिनको मानिसहरू जस्तो हामीले स्वच्छतापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र खर्चिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मातिनु हुँदैन। हामीले व्यभिचारका पापहरू गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगडा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन।

14 त्यसको सट्टामा आफूले प्रभु येशू खीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।

14

अरूको भर्त्सना नगर

1 कमजोर विश्वास भएका आफ्नो समूहका सदस्यहरूलाई अनाउन अस्वीकार नगर। अनि तिनीहरूको विचारमाथि तिनीहरूसित तर्क नगर।

2 आफूलाई जे मन पर्छ त्यो खान सक्छु भन्ने विश्वासहरू एउटा मानिसको हुन सक्छ। तर कमजोर विश्वास हुने अर्को मानिसले सोचन सक्छ कि ऊ खाली साग-सब्जी मात्र खान सक्छ।

3 अनि जे पनि खान सक्छु भन्ने मानिसले त्यो साग-सब्जी मात्र खाने मानिस भन्दा उतम छु भनेर आफूलाई ठान्नु हुँदैन। अनि साग-सब्जी मात्र खाने मानिसले पनि सबै खाने मानिस गल्ती हो भनेर सोच्नु हुँदैन। परमेश्वरले ती दुवैलाई ग्रहण गर्नुहुन्छ।

4 तिमीले अरूको सेवकलाई जाँचन सक्तैनौ। उसको स्वामीले मात्र त्यसको ठीक र बेठीकको निर्णय गर्नसक्छ। अनि परमप्रभुको सेवक ठीक बन्दछ किनभने प्रभु तिनलाई ठीक बनाउनु सामर्थी हुनुहुन्छ।

5 कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा महत्वपूर्ण ठान्न सक्छ। अनि अर्को मानिसले सबै दिन एकै ठान्न सक्छ। हरेक मानिस आफ्नो विश्वासमा निश्चित हुनुपर्छ।

6 जसले एउटा दिन भन्दा अर्को दिन महत्वपूर्ण भनेर सोच्दछ उसले त्यो परमप्रभुको लागि सोच्दछ। अनि जसले सबै थोक खान्छु भन्छ त्यसले प्रभुको लागि खोंदछ। हो, त्यस भोजनको लागि उसले प्रभुलाई धन्यवाद दिदछ। अनि जसले केही थोक खान अस्वीकार गर्दछ जसले प्रभुकै लागि अस्वीकार गरिरहेछ। उसले पनि परमेश्वरलाई धन्यवाद दिदछ।

7 हो, हामी सबैजना प्रभुको लागि बाँच्छौं। हामी आफ्नै निम्ति बाँच्छौं अथवा आफ्नै निम्ति मर्दौं पनि।

8 यदि हामी बाँच्छौ भने प्रभुको लागि बाँचिरहेकाछौं। अनि यदि हामी मर्छौ भने, हामी प्रभुको लागि मर्दछौं। यसैले हामी मरौं कि हामी बाँचौ हामी प्रभुकै हौं।

9 यहाँ कारणले गर्दा खीष्ट मर्नुभयो र मृत्युबाट बाँचनु भयो। खीष्टले त्यसै गर्नुभयो र उहाँ मरेकाहरूको लागि पनि र बाँचेकाहरूको लागि पनि प्रभु हुनसक्नु भयो।

10 तब तिमी खीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना राज्य-भाइ भन्दा ठूला किन ठान्छौ? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामी सबैलाई जाँचनु हुन्छ।

11 हो, धर्मशास्त्रमा लेखिएको छः

“ प्रत्येक मानिस मेरो सामु झुक्नेछ,
अनि प्रत्येकले परमेश्वरलाई मान्नेछ। निःसन्देह म बाँचे जस्तै,
यी कुराहरू हुनेछन्, परमप्रभु भन्नु हुन्छ। ”

यशैया 45:23

12 यसकारण हामी प्रत्येकले परमेश्वरको अघाडी आफ्नो हिसाब दिनु पर्नेछ।

अरूलाई पापी भनेर दोष नलगाऊ

13 यसैले एक अर्कालाई जाँचे काम बन्द गरौं। त्यसको सट्टामा तिमीले राज्य-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नार्ने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लाग्दैन।

14 म प्रभु येशूमा हँ। म जान्दछु कुनै खाद्य औषधमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ।

15 केही खोंदमा यदि तिमीले आफ्ना राज्य-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो फछ्याउँदैनौ। कसैले गलत सम्झेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। खीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो।

16 आफूलाई असल लागेको कुनै कुराको निन्दा हुन नदेऊ।

17 परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कुरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द।

18 कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई ख्रीष्टी पाउँदछ। अनि त्यो मानिस अरुहरूद्वारा स्वीकृत हुनेछ।

19 यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा किं त्यो एका अर्कामा सहयोग बन्न सकोस्।

20 भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो।

21 मासु, दाखरस वा अरु कुनै थोक जसले दाज्यू-भाइ, दिदी-बहिनीलाई पापमा धकेल्दछ। असल हो नखानुने।

22 यी चिजहरूमा तिमी विश्वास परमेश्वर र आफूमाझ राख्नु पर्छ। अपराध बोध नगरी आफूले उचित ठहरयाएको काम गर्ने मानिस धन्य हो। उसलाई परमेश्वरबाट आशिष, प्रदान गरिन्छ।

23 तर कसैले शंका गर्दै केही कुरो खान्छ भने ऊ स्वयं नै दोषी हुँदछ। किन? किनभने उसलाई त्यो उचित हो भन्ने भरोसा भएन अनि भरोसा नभई गरेको जे कुरा पनि पाप हो।

15

1 हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैलाई मात्रै ख्रीष्टी तुल्याउन हुँदैन।

2 तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई ख्रीष्टी पार्नुपर्छ।

3 ख्रीष्टले पनि आफू स्वयंलाई ख्रीष्टी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छ: “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।”*

4 बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सक्ौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सक्ौं।

5 धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैहरू माझ मेल-मिलापमा राख्नु।

6 त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौं। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रीष्ट पिता प्रति महिमा गर्नेछौं।

7 ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभयो। यसैले परमेश्वरको महिमाको निम्ति तिमीहरूले एक-अर्कोलाई स्वीकार गर्नुपर्छ।

8 म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पूर्वजहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो।

9 ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करुणाको प्रशंसा गर्स्न। धर्मशास्त्रले भन्छ:

“यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यवाद दिनेछु,
म तिमीहरूको नामको स्तुति गाउनेछु।”

भजनसंग्रह 18:49

10 धर्मशास्त्रले यसो पनि भन्छ,

“तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै ख्रीष्टी होऊ।”

व्यवस्था 32:43

11 अनि फेरि त्यसले भन्छ:

“तिमीहरू सबै गैर-यहूदीहरू! परमप्रभूको प्रशंसा गर।
सबैले उहाँको प्रशंसा गर्नुपर्छ।”

भजनसंग्रह 117:1

12 अनि यशैयाले भनेका छन्,

“एकजना मानिस यस्सीका परिवारबाट आउने छन्।
ती मानिसले अ-यहूदीहरूमाथि राज गर्नेछन्,
अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।”

यशैया 11:10

13 तिमीहरूले परमेश्वरमा विश्वास गर्न हुनाले, परमेश्वर जो आशाको सुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गर्स्न। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बनेछ।

पावल आफ्नो कार्यबारे भन्दछन्

14 मेरा दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म निश्चित छु कि तिमीहरू भलाईले भएका छौं। म जान्दछु तिमीहरूसँग चाहे जति सम्पूर्ण ज्ञान छ अनि तिमीहरूले एक अर्कालाई उपदेश दिनसक्छौं।

15 मैले तिमीहरूलाई सम्झाउनलाई केही कुराहरू खुलस्त गरी लेखेको छु। मैले यसो गरेको कारण परमेश्वरले मलाई यो विशेष उपहार दिनु भएको छ।

16 गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरे। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सक्नु भन्ने हो। पवित्र-आत्मद्वारा तिनीहरू पवित्र पारिए।

17 यसैले म ती कुराहरूमा घमण्ड गर्दछु जुन मैले परमेश्वरका निम्ति ख्रीष्ट येशूमा गरे।

18 गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु।

19 अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यस्शलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाँ।

* 15:3: भजनसंग्रह 69:9 बाट उद्धृत गरिएको।

20 जहाँ-जहाँ ख्रीष्टलाई चिनिंदैनी ती ठाउँहरूमा मात्र सुसमाचार प्रचार गर्ने इच्छा सदा मेरो रहेको छ। मैले यसो गरे कारण कसैले पहिल्यैबाट थालिसकेको काममाथि निर्माण गर्ने मैले चाहिँनँ।

21 तर धर्मशास्त्रमा लेखिएको छ:

“मानिसहरू जसलाई उहाँको विषयमा भनिएको छैन, तिनीहरूले देखेछन्,
मानिसहरू जसले उहाँको विषयमा सुनेका छैनन्, तिनीहरूले बुझेछन्।”

यशैया 52:15

पावलको रोम भ्रमण गर्ने इच्छा

22 यही कारणले गर्दा म तिमीहरूकहाँ आउन धेरै पल्ट रोकिएकोछु।

23 अब यस भेकमा मैले आफ्ना कामहरू शेष पारे अनि धेरै वर्षदेखि म तिमीहरू कहाँ आउन चिन्तित थिएँ।

24 यसैले स्पेन जाँदा म तिमीहरूलाई भेट्ने आशा गर्छु। निश्चय, म स्पेन भएर जाँदाखेरि तिमीहरूलाई भेट्ने आशा गर्छु। केही बेर तिमीहरूका साथमा आनन्द मनाउने आशा गर्छु अनि त्यसपछि तिमीहरूले मेरो यात्रामा साथ दिन सक्छौ।

25 अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु।

26 यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्।

27 म्यासिडोनिया र अखैयाका विष्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खरी थिए। तिनीहरू सहयोग दिन खरी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती बाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउनु पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन प्रयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्।

28 मैले निश्चित गर्नु छ कि यरूशलेमका गरीबहरूले ती सबै पैसा पाऊन् जुन तिनीहरूलाई दिइएकोछ।

यो काम सकेर म स्पेन जान्छु। स्पेन जाँदा, म तिमीहरूकहाँ आउँछु।

29 जब म तिमीहरूलाई भेट्न आउँछु म ख्रीष्टको सम्पूर्ण आशिषसितै आउँछु।

30 दाज्यू-भाइ र दिदी-बहिनीहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, मेरो निम्ति परमेश्वरलाई प्रार्थना गरेर मलाई मेरो काममा सहयोग गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र पवित्र आत्माले दिने प्रेमद्वारा म यो विन्ती गर्दछु।

31 प्रार्थना गर कि म यहूदियाका अविष्वासीहरूबाट जोगिन सकूँ। मैले उनीहरूका निम्ति लगेको सहयोगलाई यरूशलेममा परमेश्वरका मानिसहरूले सहर्ष स्वीकार गर्स्न् भनेर पनि प्रार्थना गरिदेऊ।

32 त्यसपछि परमेश्वरले चाहनु भयो भने म तिमीहरूकहाँ आउनेछु। म खरीले आउनेछु तिमीहरूसँगै विश्राम लिनेछु।

33 परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहनु। आमिन।

16

अन्तिम शब्दहरू

1 म तिमीहरूलाई हाम्री बहिनी फिबीसँग परिचित गराउन चाहन्छु। उनी सक्रिय मण्डलीकी सेविका हुन्।

2 परमप्रभुका मानिसहरूलाई सुहाउँदो हिसाबले उनलाई प्रभुको नाउँमा उनले चाहेका कुरामा जसरी भए पनि सघाऊ। उनले मलाई खुबै सहयोग गरेकी छन् र उनले अरूहरूलाई पनि धेरै सघाएकीछन्।

3 प्रिस्कीला र अक्वीलालाई नमस्कार भनिदेउ, जसले ख्रीष्ट येशूमा मसँगै काम गर्दथिए।

4 तिनीहरूले मेरो जीवन बचाउन आफ्ना जीवन पनि जोखिममा हालेका थिए। म तिनीहरूलाई धन्यवाद दिन्छु र गैर-यहूदीहरूका सबै मण्डलीहरू पनि कृतज्ञ छन्।

5 अनि उनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि नमस्कार।

मेरा प्रिय मित्र इपेनितसलाई नमस्कार। एशियामा ख्रीष्टलाई मान्ने उनी प्रथम मानिस हुन्।

6 मरियमलाई पनि नमस्कार। उनले तिमीहरूका लागि कठिन काम गरेकी छन्।

7 एन्ड्रोनिक्स र युनिसलाई पनि नमस्कार। तिनीहरू मेरा आफन्त हुन् र मसँगै जेलमा थिए। तिनीहरू प्रेरितहरूद्वारा सम्मानित छन्। तिनीहरू मभन्दा अगाडी नै ख्रीष्टका विष्वासीहरू बनेका थिए।

8 परमप्रभुको नाउँमा एमप्लिआतसलाई नमस्कार।

9 उर्बानसलाई नमस्कार। उनी ख्रीष्टका एक सह-सेवक हुन्।

मेरा प्रिय मित्र स्ताकिसलाई पनि नमस्कार।

10 अपोत्वलासलाई पनि नमस्कार। उनी ख्रीष्टका साँचो विष्वासीको रूपमा जाँचिएका थिए र प्रमाणित पनि भए।

अरिस्तोबलस परिवारका सबै सदस्यहरूलाई नमस्कार।

11 हेरोदियनलाई नमस्कार, उनी मेरा कुटुम्ब हुन्।

नर्सिसस परिवारलाई पनि नमस्कार जो प्रभुमा छन्।

12 त्रिफेना र त्रिफोसालाई पनि नमस्कार। ती नारीहरू प्रभुमा खुबै खटेका छन्।

मेरा प्रिय मित्र परसीसलाई पनि नमस्कार। उनी पनि प्रभुमा खुब खटिन्।

13 रूफसलाई पनि नमस्कार। उनी प्रभुमा विशेष मानिस हुन्। उनकी आमालाई पनि नमस्कार। उनी मेरी पनि आमा हुन्।

14 अर्सिक्रिस, पलेगन, हर्मस, पत्रोबास अनि ख्रीष्टमा भएका सबै दाज्यू-भाइ दिदी-बहिनीहरूलाई पनि नमस्कार।

15 फिलोलोगस र जुलिया, नेरियस र उनकी बहिनी ओलिम्पासलाई नमस्कार। अनि उनीहरूसँग भएका सबै विष्वासीहरूलाई नमस्कार।

16 जब तिमीहरू भेट हुन्छौ एक अर्कालाई, पवित्र चुम्बनद्वारा अभिवादन गर।

ख्रीष्टका सम्पूर्ण मण्डलीहरू तिमीहरूलाई अभिवादन पठाउछन्।

17 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, परस्परमा फूट ल्याउनेहरूसँग होशियार बस। अरूहरूको विष्वासमा बाधा ल्याउनेहरूसँग पनि होशियार बस। तिमीहरूले पाएको शिक्षाको उल्टो तिनीहरूले सिकाउछन्। ती मानिसहरूबाट अलग बस।

18 त्यस किसिमका मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्। तिनीहरू आफ्नै खाँचोको निम्ति मात्र काम गर्दछन्। सीधा-साधाहरूलाई ती आफ्ना चिप्लो कुरा र खुशामदीले मूख बनाउदछन्।

19 सबै विश्वासीहरू जान्दछन् कि तिमीहरूले परमेश्वरको आज्ञा पालन गर्दछौ। त्यही कारणले गर्दा म तिमीहरूसँग अत्यन्त खुशी छु। तर म चाहन्छु असल कुरामा तिमीहरू बुद्धिमानी बनिनुपर्छ। अनि दुष्ट कुरामा तिमीहरू अबोध बनिनुपर्छ भन्ने म चाहन्छु।

20 परमेश्वर जसले शान्ति ल्याउनु हुन्छ उहाँले शैतानलाई चोँडै हराउनु हुनेछ र उहाँले तिमीहरूलाई त्यसमाथि शक्ति प्रदान गर्नु हुनेछ।

हाम्रा प्रभु येशुको अनुग्रह तिमीहरूलाई होस्।

21 तिमोथी, मेरा सहकर्मीले तिमीहरूलाई नमस्कार चढाउँदछन्। लुसियस, यासोन, अनि सोसिपेटरले (जो मेरा आफन्तहरू हुन्) पनि तिमीहरूलाई नमस्कार पठाउँदछन्।

22 म ततियस हूँ, पावलले जे बोले ती कुराहरू म लेख्दैछु। अनि परमप्रभुमा म तिमीहरूलाई नमस्कार गर्दछु।

23 गायसले यहाँ मलाई साथै सम्पूर्ण मण्डलीलाई आफ्नो घर चलाउनु दिइराखेका छन्। उनले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्तस अनि हाम्रा भाइ क्वार्टसले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्तस यस शहरका खजाञ्ची हुन्।

24 *

25 परमेश्वरको महिमा होस्। परमेश्वरले मात्र तिमीहरूका विश्वासलाई बलियो पार्न सक्नु हुन्छ। उहाँले सुसमाचारको प्रयोग गर्नुसक्नु हुन्छ जुन म तिमीहरूको विश्वास दारिलो बनाउन प्रचार गर्दछु। त्यो सुसमाचार जुन म प्रचार गर्छु त्यो येशु ख्रीष्टको बारेमा छ।

26 त्यो सुसमाचार गुप्त-सत्य जुन परमेश्वरले प्रकट गर्नुभयो। अनि त्यो गुप्त-सत्य अगमवक्ताहरूका लेखाईद्वारा हामीलाई ज्ञान गराइएकोछ। अनन्त परमेश्वरको आज्ञाले यो गुप्त-सत्य गैर-यहूदीहरूलाई ज्ञान गराइयो। यसले आज्ञाकारिता उत्पन्न गर्छ जुन विश्वासबाट आउँदछ।

27 येशु ख्रीष्ट मार्फत एक मात्र सर्वज्ञानी परमेश्वरको महिमा होस्। अमिन।

* 16:24: केही ग्रीक लिपीहरूमा पद 24 मा थपिएको छ: "प्रभु येशु ख्रीष्टको अनुग्रह तिमीहरूसँग साथै भइरहोस्। अमिन।"

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र

- 1 पावलबाट प्रणाम। परमेश्वरले इच्छा गरेकाले म ख्रीष्ट येशुको प्रेरित बन्न परमेश्वरद्वारा बोलाइएको छु। हाम्रा ख्रीष्टमा भाइ सोस्थनेसबाट पनि।
- 2 कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशुमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिमीहरूका परमप्रभु हुनुहुन्छ।
- 3 हाम्रा पिता परमेश्वर र प्रभु येशु ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।

पावल परमेश्वरलाई धन्यवाद चढाउँछन्

- 4 परमेश्वरले ख्रीष्ट येशुको माध्यममा तिमीहरूलाई दिइएको अनुग्रहको निम्ति म आफ्ना परमेश्वरलाई सधैं धन्यवाद चढाउँछु।
- 5 येशुमा तिमीहरूले हतयहले आशीर्वाद पाएकाछौ। तिमीहरू आफ्नो जन्मै बोली-बचन र सारा ज्ञानमा धनी भएका छौ।
- 6 ख्रीष्टको सत्य बारे तिमीहरूमा प्रमाणित भएको छ।
- 7 यसैले हाम्रा प्रभु येशु ख्रीष्टको पुनरागमन पछि रहनुजेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन।
- 8 येशुले तिमीहरूलाई सदा सदृढ राख्नु हुनेछ कि हाम्रा प्रभु येशु ख्रीष्टको पुरागमनको दिनमा पनि तिमीहरूलाई केही दोष हुने छैन।
- 9 परमेश्वर विश्वास योग्य हुनुहुन्छ। एक उनै हुन् जसले तिमीहरूलाई आफ्ना पुत्र येशु ख्रीष्ट, हाम्रा प्रभुसित संगती गर्नु बोलाउनु भएकोछ।

कोरिन्थीको मण्डलीमा फाटो

- 10 हाम्रा प्रभु येशु ख्रीष्टको नाउँमा म विनयपूर्वक भन्दछु, दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, तिमीहरू आपसमा मिलेर बस जसले गर्दा तिमीहरूको बीचमा फाटो नआवोस्। एउटै विचार र एउटै उद्देश्य लिएर तिमीहरू एक भई बस भन्ने मेरो विन्ती छ।
- 11 मेरा भाइ-बहिनीहरू हो, कतोकको परिवारबाट मैले तिमीहरूका बारेमा सुनेको छु कि तिमीहरूको बीचमा झगडा छ।
- 12 मेरो भन्नुको तात्पर्य: यही हो तिमीहरूमध्ये कसैले “म पावललाई मान्छु,” कसैले “म अपोल्लोसलाई मान्छु,” कसैले “म केफासलाई मान्छु,” अनि कसैले, “म ख्रीष्टलाई मान्छु” भन्नेछो अरे।
- 13 ख्रीष्टलाई विभिन्न दलमा बाँट्न सकिन्छ। के पावल तिमीहरूका निम्ति क्रूसमा मेरका हुन् र? होइन! के पावलको नाउँमा तिमीहरू बसिस्मा भएका हो र? होइनौ!
- 14 म परमेश्वरलाई धन्यवाद चढाउँछु कि तिमीहरूमध्ये क्रिसपस र गायसलाई बाहेक मैले कसैलाई पनि बसिस्मा दिएको छैन।
- 15 म यसको निम्ति कृतज्ञ छु किनभने तिमीहरू मेरो नाउँमा बसिस्मा भयौ भनेर कसैले भन्न सक्ने छैन।
- 16 हो, मैले स्तिफनसको परिवारलाई मात्र बसिस्मा दिएको हुँ। तर अरू कसैलाई म आफूले बसिस्मा दिएको कुराको मलाई सम्झमा छैन।
- 17 ख्रीष्टले मलाई बसिस्मा दिन पठाउनु भएको छैन। उहाँले मलाई श्भ-सन्देश सुनाउने काम अढाउनु भएको छ। तर श्भ-सन्देश सांसारिक ज्ञानको शब्दहरूमा सुनाउन होइन। श्भ-सन्देश सुनाउँदा मैले सांसारिक ज्ञानका शब्दहरू प्रयोग गरे भने त ख्रीष्टको क्रूसले आफ्नो शक्ति हराउनेछ।

परमेश्वरको शक्ति र ख्रीष्टमा ज्ञान

- 18 नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो।
- 19 शास्त्रमा लेखिएको छ:

“म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु,
बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।”

यशैया 29:14

- 20 ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएको छन।
- 21 परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भने: ज्ञानद्वारा संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खतापूर्ण लाग्ने सुसमाचार दिनु भयो।
- 22 यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्।
- 23 तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो।
- 24 तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ।
- 25 किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान हुन्छ।
- 26 भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अतुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी होला। तिमीहरूमध्ये धेरै जना खूबै प्रभावशाली नहोला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ।
- 27 तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ।
- 28 अनि परमेश्वरले संसारका ती तुच्छ मानिहरूलाई छान्नु भयो जो संसारले अवहेलना गर्थे अनि केही जस्तो मानेन। संसारले जुन कुरालाई महत्वपूर्ण ठान्छ तिमीहरूलाई नष्ट पार्न परमेश्वरले तिमीहरूलाई छान्नु भयो।
- 29 उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो।
- 30 परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशुको एक अंश बनाउनु भएको छ। परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं।
- 31 जस्तो धर्म शास्त्रले भन्छ, “कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरौस्।”*

* 1:31: यमिया 9:24 बाट उद्धृत गरिएको।

2

ख्रीष्ट सम्बन्धी कूसका सुसमाचार

1 प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरेँ। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरिँनँ।

2 जतिजेल सम्म म तिमीहरूसित थिएँ, येशू ख्रीष्ट र उहाँको कूसको मृत्यु बाहेक अरु सब कुरा बिसौ भन्ने मैले निश्चय गरेको थिएँ।

3 जब म तिमीहरूकहाँ आएँ, म कमजोर थिएँ अनि डरले कामिरहेको थिएँ।

4 मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिएनन्, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ।

5 तिमीहरूको विश्वास मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् भनि मैले त्यसो गरेँ।

परमेश्वरको ज्ञान

6 पाको भएका मानिसहरूलाई हामी ज्ञान दिदछौँ। तर हामी जुन ज्ञान सिकाउछौँ सांसारिक ज्ञान होइन। यो यस संसारका शासकहरूको ज्ञान पनि होइन।

7 तर हामी परमेश्वरका गुप्त ज्ञान बताउँदछौ जुन ज्ञान लुकाइको छ। परमेश्वरले यस ज्ञान हाम्रो भलाईकोलागि तयार गर्नु भएको हो। संसार सृष्टि हुनु भन्दा अघि नै उहाँले यो योजना बनाइसक्नु भएको थियो।

8 यस संसारका कुनै शासकहरूले यो ज्ञान बुझेनन्। यदी तिनीहरूले बुझेका भए तिनीहरूले महिमाका प्रभुलाई कूसमा टाँग्ने नै थिएनन्।

9 तर, जस्तो शास्त्रमा लेखिएको छ:

“कुनै आँखाले पनि नदेखेको,
कुनै कानले पनि नसुनेको,
कसैले चिन्ता सम्म नगरेको कुरा
आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।”

यशैया 64:4

10 तर परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएकोछ।

आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गंभीर रहस्य समेत आत्माले बुझ्छ।

11 जसरी कुनैले पनि अर्को मानिसको विचारहरू बुझ्न सक्दैन, खाली त्यो आत्मा जुन मानिसभित्र रहन्छ, त्यसले मात्र विचारहरू बुझ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। परमेश्वरका विचारहरू कसैले जान्दैन। तिनीहरू परमेश्वरकै आत्माले मात्र जान्दछ।

12 अब हामीले संसारमा भएको आत्मा पाएका छैनौँ तर हामीले परमेश्वरबाट आत्मा पाएका छौँ। हामीले यो आत्मा परमेश्वरले हामीलाई दिनु भएको कुराहरू जान्न सक्ौँ भनेर पाएका हौँ।

13 जब हामी यी कुराहरू गर्छौँ, हामी मानिसको ज्ञानले सिकाएको शब्दहरूमा भन्दैनौँ। हामी आत्माले सिकाएका शब्दहरू नै प्रयोग गर्छौँ। आत्मिक चीजहरू बताउनुलाई आत्मिक शब्दहरू नै बोल्छौँ।

14 जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जौँचन सकिन्छ।

15 तर आत्मिक मानिस सबै कुराहरू खुव्याउन समर्थ हुन्छ र अरु मानिसहरूले उसलाई जौँचन सक्दैनन्। शास्त्रले भन्छ:

16 “परमप्रभुको मनलाई कसले जान्न सक्छ?

परमप्रभुलाई कसले अह्वाउन सक्छ?”

यशैया 40:13

तर हामीसँग त ख्रीष्टको मन छ।

3

मानिसलाई मान्नु भूल हो

1 दाज्यू-भाइ, दिदी-बहिनीहरू, यसभन्दा अघि पनि मैले तिमीहरूसित आत्मिक मानिसहरूसित बोले झैं बोलन सकेको थिइँनँ। मैले तिमीहरूसित सांसारिक मानिसहरूसित जस्तै बोल्नु परेको थियो, ख्रीष्टमा बालकहरूसित जस्तो।

2 मैले दिएको शिक्षा दूध जस्तै थियो, ठोस आहार थिएन। मैले त्यसो गर्नुको कारण तिमीहरू ठोस खानेकुराको निम्ति योग्य थिएँनौँ। अनि अहिले पनि तिमीहरू ठोस आहारको निम्ति तयार भइसकेका छैनौँ।

3 तिमीहरू अझै पनि आत्मिक मानिस बनेका छैनौँ। आपस्तमा तिमीहरूको इर्ष्या र झगडा छँदैछ। यसले बुझाउँछ तिमीहरू आत्मिक होइनौँ। संसारका मानिसहरूको जस्तै तिमीहरूको व्यवहार छ।

4 तिमीहरूमै कुनै एकले भन्छ, “म पावललाई मान्छु” अनि अर्कोले भन्छ, “म अपोल्लोसलाई मान्छु” जब तिमीहरू माझमा त्यस्तै कुरा चलछ भने के यसले तिमीहरूलाई सांसारिक मानिस झैं देखाउँदैन र?

5 अपोल्लोस ठूलो हो? होइन! के तिमी पावल ठूलो मानिस हो भन्ने सम्झन्छौँ? होइन! हामी त केवल परमेश्वरका सेवक मात्र हौँ जसले तिमीहरूलाई विश्वास गर्न सघाउँछौँ। हामी सबैले परमेश्वरले हामीलाई गर्न खटाउनु भएको हाम्रो भाग गरेकाछौँ।

6 मैले बिउ रोपेँ अनि अपोल्लोसले त्यसमा पानी हाले। तर परमेश्वरले बिस्वालाई बढाउनु भयो।

7 यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिस्वा स्याहर्नु र बढाउनु हुन्छ।

8 रोप्ने मानिस र पानी हाल्ने मानिसको उद्देश्य एउटै हो अनि प्रत्येक मानिसले आ-आफ्नो परिश्रमका निम्ति इनाम पाउनेछ।

9 हामी केवल परमेश्वरको साथ काम गर्न खेतालाहरू हौँ।

अनि तिमीहरू परमेश्वरका खेत जस्तै हो र घर हौ जो परमेश्वरका हो।

10 परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू सिकमीलेझैं एउटा घरको जग बसालेको छु। अरुहरूले त्यसै जगमाथि घर बनाउँदछन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ।

11 जग बसालिसकिएको छ। कसैले अर्को जग बासाल्न सक्ने छैन। बसाली सकिएको त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ।

- 12 त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ।
 13 प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै साफसँग त्यो देखाइनेछ। त्यो दिन* आगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको पराख आगोले लिनेछ।
 14 त्यही जगमाथि उभ्याएको कुनै व्यक्तिको भवन यदि रह्यो भने, उसले त्यसको निम्ति इनाम पाउनेछ।
 15 तर त्यो भवन जल्यो भने, उसले नोक्सान खप्नु पर्नेछ। उसलाई बचाइनेछ तर ऊ आगोबाट फुल्के झैं हुनेछ।
 16 तिमीहरूले बुझ्नु पर्छ कि तिमीहरू परमेश्वरका मन्दिर्न हो। तिमीहरूभित्र परमेश्वरको आत्माको बास गर्छ।
 17 यदि कसैले परमेश्वरको मन्दिर्लाई नष्ट गर्छ भने परमेश्वरले त्यस व्यक्तिलाई नष्ट गर्नु हुनेछ। किन? किनभने परमेश्वरको मन्दिर् पवित्र हुन्छ। तिमीहरू स्वयं परमेश्वरको मन्दिर् हो।
 18 कसैले आफैलाई धोका नदेओस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी सम्झन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र ऊ सौँच्चिकै ज्ञानी बन्न सक्छ।
 19 किन? किनभने परमेश्वर समक्ष यो संसारको ज्ञान मूर्खता हो। धर्म शास्त्रमा यस्तो लेखिएको छ। “उहाँले ज्ञानी व्यक्तिहरूलाई तिनीहरूकै आफ्नो चलाक्रीमा फसाउनु हुन्छ।”
 20 धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ “परमेश्वर ज्ञानी व्यक्तिको विचार बुझ्न हुन्छ। उहाँले जान्नु हुन्छ कि तिनीहरूको विचार बेकामे हो।”
 21 यसैले तिमीहरूले मानिसहरूको गर्व गर्नु पर्दैन। किनभने सबै थोक तिमीहरूकै हो
 22 पावल, अपोल्लोस र केफासः संसार, जीवन, मृत्यु, वर्तमान, भविष्य यी सबै तिमीहरूकै हुन्।
 23 अनि तिमीहरू ख्रीष्टका हो र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ।

4

ख्रीष्टका प्रेरितहरू

- 1 हामीबारे मानिसहरूले के सम्झनु पर्छ भने: हामी ख्रीष्टका सेवकहरू हौं। परमेश्वरको गोपनीय कुराहरू लिएर हामीलाई विश्वास गरिएको छौं।
 2 यदि कुनै कुरा निम्ति विश्वास गरिएको मानिसले प्रमाण गर्नु पर्छ कि ऊ त्यो विश्वासको योग्य छ।
 3 यदि तिमीहरूबाटै म जाँचिन्छु भने पनि मलाई केही छैन र कुनै मानव-अदालतद्वारा जाँचिन्छ भने पनि मलाई केही छैन। म आफै पनि आफूलाई जाँचिदिन।
 4 मेरो हृदयमा विश्वास छ। मैले कुनै ठुटी गरेको छुइन। तर यसको अर्थ यो हुँदैन कि म निर्दोष छु। मलाई जाँच्ने एउटै जो परमेश्वर मात्र हुनुहुन्छ।
 5 यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्छ। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छन् हुनेछ। मानिसहरूका मनामा लुकेका कुराहरू उदागो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रश्नमा पाउनेछ।
 6 दान्य-भाइ, दिदी-बहिनीहरू! मैले अपोल्लोस र आफैलाई पनि तिमीहरूका अघि उदाहरणको रूपमा देखाएँ। मैले यसो गरे किनभने यसबाट तिमीहरूले यसको अर्थ के हो बुझ्न सक्नेछौं। “लेखिएकोबाट बाहिर नजाऊ।” तब तिमीहरूले एकलाई सुविस्ता र अर्कोको तिस्कार गर्ने छैनौं।
 7 तिमीहरू अरू भन्दा असल छौं भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हेरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौं?
 8 तिमीहरू सम्झन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिने तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू सौँच्चै राजाहरू हुन्थ्यौ।
 9 तर मलाई यस्तो लाग्छ परमेश्वरले मलाई र अरू प्रेरितहरूलाई सबै भन्दा पछि पार्नु भएको छ। मरूभूमिमा मृत्यु दण्ड दिनुलाई निश्चित गरिएको मानिस झैं हामी छौं। सारा संसार स्वर्गदूतहरू र मानिसहरूकालागी हामीले तमाशा जस्तो बनाइएका छौं।
 10 ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि सम्झन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू सम्झन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन्।
 11 अहिले पनि हामीले प्रशस्त खान र पिउन पाएका छैनौं अनि हाम्रा लगा-फाटा पनि प्रशस्त छैन। हामी कहिले-काहीं कुटाई समेत खाँदछौं। हाम्रो घर छैन।
 12 जिउनको लागि हामी आफ्नै हातले कठोर परिश्रम गर्दछौं। मानिसहरू हामीलाई सराफन्छन् तर हामी तिनीहरूलाई अश्रीवांदा दिन्छौं। मानिसहरू हाम्रो खेदो गर्छन् तर हामी सहन्छौं।
 13 मानिसहरू हाम्रो बारे निन्दा गर्छन् तर हामी उनीहरू सँग मित्र भावले बोल्छौं। अहिलेसम्म मानिसहरू हामीलाई संसारको कसिड्यार र धर्तीको मैला जस्तो सम्झन्छन्।
 14 तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइन। तर तिमीहरूलाई आफ्नै प्यारो बालकहरू जस्तो सम्झी सम्झाउनुलाई म यी कुराहरू लेख्दैछु।
 15 ख्रीष्टमा तिमी दस हजार शिक्षकहरू हुन सक्लान् तर तिमी धेरै पिताहरू हुँदैनन्। सुसामाचारद्वारा ख्रीष्ट येशूमा तिमीहरूका पिता भएँ।
 16 यसैले तिमीहरू पनि म जस्तै होऊ भनि बिन्ती गर्छु।
 17 यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। तिमोथीलाई माया गर्छु, उनी विश्वासीनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई सम्झाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाउँछु।
 18 तिमीहरूमध्ये कति जना घमण्ड गरिरहेका होलान् किनभने तिनीहरू सम्झन्छन् कि म फेरि तिमीहरू भएकोमा आउँदिन।
 19 तर म चाँहि सबै तिमीहरूकहाँ चाँडे आउनेछु। परमप्रभुले चाहनु भए म अवश्यै आउनेछु। तब म केवल हेर्दिन कि यी घमण्डीहरू के भन्न सक्दो रहेछन् तर म यो हेर्छु कि तिनीहरू के गर्न सक्दो रहेछन्।
 20 किनकि परमेश्वरको राज्य कुरामा व्यक्त गरिदिन, तर शक्तिमा छ।
 21 तिमीहरू कुन चाँहि चाहन्छौ: म तिमीहरूकहाँ डन्डा लिएर आउनु अथवा प्रेम र नम्रता लिएर आउनु?

5

मण्डलीमा नैतिक समस्या

* 3:13: दिन त्यो दिन चुन दिन ख्रीष्ट सबै मानिसहरूलाई न्यायार्ण आउनु हुनेछ।

- 1 तिमीहरू माझ यौन पाप छ भने कुरो मानिसहरूले गर्दछन्। वास्तवमा यस्तो अनैतिकता त परमेश्वरको बारेमा नजान्नेहरूमा पनि पाइँदैन। मानिसहरू भन्छन्, कसैले आफ्नै बाबुकी पत्नीलाई पनि राखेको।
- 2 अनि अझै पनि तिमीहरू आफ्नो गर्व नै गर्दछौ! तिमीहरूलाई त दुःख पो लाग्नु पर्ने हो। जुन मानिसले यस्तो पाप गर्छ त्यसलाई त तिमीहरूको बीचबाट अलग गर्नु पर्ने थियो।
- 3 म शरीरमा तिमीहरूसित छैन तर आत्मामा म तिमीहरूसित छु। अनि मैले त्यस मानिसलाई अधिबाटै न्याय गरिसकेको छु जसले यो यौन पाप गरेको छ। म आफू उसित भाएँ जस्तो मैले उसलाई न्याय गरी सकेको छु।
- 4 हामी हाम्रा प्रभु येशूको नाउँमा एकत्रित हौं। मेरो आत्माले म तिमीहरूसित हुनेछु र तिमीहरूको प्रभु येशूको शक्ति तिमीहरूसित हुनेछ।
- 5 अनि त्यस मानिसलाई शैतानको हातमा सुम्पिदैन, जसमा कि त्यसको पापी शरीर नष्ट होस् र उसको आत्मा चाँहि प्रभुको दिनमा बचाउन सकियोस्।
- 6 तिमीहरूको घमण्ड राम्रो संकेत होइन। “थोरै खमीरले जम्मै डल्ला नै खमीरी बनाउँछ” यो जानेकै छौ।
- 7 बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बनेछौ। तिमीहरू साँचे खमीर बिनाको रोटी हो। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो।
- 8 यसैले हामी निस्तार भोजन खाउँ, तर बासी खमीर भएको रोटी चाँहि होइन। बासी खमीर पाप र दुष्कर्मको खमीर हो। तर हामी बिना खमीरको रोटी खाउँ। पवित्रता र सच्चाइको रोटी यही हो।
- 9 मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको संगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ।
- 10 तर यस संसारका पापीहरूको संगत गर्नु भने मेरो उपदेशको अर्थ होइन। यस संसारका ती मानिसहरू यौन पाप गर्छन् अथवा स्वार्थी छन् अथवा एकाकारलाई टाँछन् अथवा मूर्तिहरू पूजा गर्छन्। यदि तिमीहरू तिमीहरूबाट अलग रहने हो भने त तिमीहरूले यो संसार नै त्याग्नु पर्नेछ।
- 11 म यति नै भन्नलाई यो लेख्दैछु कि कुनै यस्तो मानिसको चाँहि संगत गर्नु जो आफूलाई ख्रीष्टमा भाइ हुँ भन्छ तर व्यभिचार गर्छ वा स्वार्थी हुन्छ वा मूर्तीको पूजा गर्छ वा मानसिको निन्दा गर्छ वा मात्छ वा अस्लाई टाँछ। यस्ता व्यक्तिससँग खाना पनि नखाऊ।
- 12-13 ती जो मण्डली बाहिरका हुन् तिनीहरूलाई जाँचिरहने मेरो काम होइन। तिनीहरू त परमेश्वर आफैँ द्वारा जाँचिने छन्। तर जो मण्डलीका भाग हुन् तिनको जाँच तिमीहरूले गर्ने पर्छ। धर्म शास्त्रमा यस्तो भनिएको छ, “दुष्ट मानिसलाई आफ्नो समूहबाट अलग गर।”*

6

ख्रीष्टियनहरूमाझ न्यायको समस्या

- 1 तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा भएको छ, भने न्यायको निम्ति सन्तहरूकहाँ नगएर अधमीकहाँ जाने के त्यसले आँट गर्छ? के तिमीहरूलाई थाहा छैन परमेश्वरका मानिसहरू संसारकै न्याय गर्छन्? यदि तिमीहरूले संसारको न्याय गर्दछौ भने तिमीहरूको आपसको सानो कलह किन मिलाउदैनौ?
- 3 तिमीहरू जान्दछौ भविष्यमा हामी स्वर्गदूतहरूको न्याय गर्ने छौ। तब हामी राम्ररी यस्ता दैनिक जीवनका विषयका कुराहरू न्याय गर्न सक्छौ।
- 4 यसर्थ न्याय गरिनु पर्ने त्यस्ता मतभेद भए त्यसलाई किन बाहिरका मानिसहरूकहाँ लैजान्छौ? मण्डलीका निम्ति तिनीहरू कोही पनि होइनन्।
- 5 म तिमीहरूलाई शर्ममा पार्न यो भन्छु। तिमीहरूका समूहमा, कोही न कोही ज्ञानी जनहरू अवश्यै होलान् जसले दुइ भाइहरूको माझको कलह न्याय गर्न सक्लान्।
- 6 तर अहिले, एउटा भाइ अर्को भाइको विरुद्धमा अदालत जान्छ। अझ यो भन्दा खराब त तिनीहरू यस्ता मानिसहरूलाई अपील गर्छौ जो विवासीहरू होइन।
- 7 एका अर्कोको विरुद्धमा मामला लाउनु नै तिमीहरूको हार हो। बरु अन्याय किन नसहननु? बरु किन आफैँ ठगिदैनौ?
- 8 तिमी आफैँ गल्ती गर्छौ अनि अस्लाई टाँछौ। अनि त्यो पनि आफ्नै ख्रीष्टको दाज्यू-भाइसँग माझ!
- 9-10 अन्याय गर्नेहरूले परमेश्वरको राज्य पाउने छैनन् भन्ने कुरा तिमीहरू अवश्यै जान्दछौ। आफैँ धोका नखाऊ। जसले अनैतिक गर्छ, जसले मूर्ति पूजा गर्छ, जो यौन व्यभिचार, जो फुसपगामी, समलिंगी गमन, जसले चोरी गर्छ, जो स्वार्थी छ, जो मात्छ, जसले अर्कोको निन्दा गर्छ र अस्लाई टाँछ त्यस्ताहरू परमेश्वरको राज्यको हकदार हुने छैनन्।
- 11 अधि तिमीहरू पनि कतिपय यस्तै थियो। तर अब तिमीहरू धोइएका छौ, पवित्र बनाइएका छौ अनि हाम्रा प्रभु ख्रीष्टको नाउँमा अनि हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरको निम्ति धार्मिक बनाइएका छौ।
- परमेश्वरको महिमाको निम्ति शरीरको उपयोग
- 12 “सबै कुरा मेरा निम्ति असल छन्,” तर सबै कुरा फाइदा का छैनन्। “म जे गर्न पनि स्वतन्त्र छु।” तर म कुनैलाई आफ्नो मालिक हुन दिने छुइन।
- 13 “भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो।” यो ठिक हो। तर परमेश्वरले ती दुवैलाई नाश पार्नु हुनेछ। शरीर यौन अपराधको निम्ति होइन शरीर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनु हुन्छ।
- 14 परमेश्वरले आफ्नो शक्तिले प्रभु येशूलाई मृत्युबाट बचाउनु भयो। परमेश्वरले हामीलाई पनि मृत्युबाट बचाउनु हुनेछ।
- 15 तिमीहरूको शरीरहरू ख्रीष्टका अंगहरू हुन् यो कुरो तिमीहरूलाई थाहा छ। यसैले मैले ख्रीष्टका अंगहरूलाई कुनै वेश्याको अंगसित एक बनाउनु हुँदैन।
- 16 शास्त्रमा लेखिएको छ: “ती दुइजना मानिसहरू एक जीउ बन्नेछ।”* यसैले तिमीहरूले बुझ्नु पर्छ वेश्यासित यौन सम्बन्ध राख्ने मानिस वेश्याकै शरीरसित एक बन्नेछ।
- 17 तर जो प्रभुसित जोडिन्छ त्यो मानिस आत्मामा प्रभुसितै एक बन्दछ।
- 18 यसैकारण यौन पापदेखि अलग हौ। मानिसले अरु जुन सुकै अपराध गरोस् त्यो शरीरदेखि बाहिर हुँदछ तर उसले गरेको यौन अपराध आफ्नै शरीरको विरुद्ध हुनेछ।
- 19 तिमीले बुझ्नु पर्छ कि तिमी शरीर पवित्र आत्माको मंदिर* हो। पवित्र आत्मा तिमी भित्र छ। परमेश्वरबाट तिमीले त्यो पवित्र आत्मा पाएकाछौ यसकारण तिमी आफ्नो मालिक होनौ।

* 5:12-13: ब्यवस्था 22:21, 24 बाट उद्धृत गरिएको।

* 6:16: उपनि 2:24 बाट उद्धृत गरिएको।

* 6:19: मंदिर परमेश्वरको घर वा त्यो जाउँ जहाँ परमेश्वरका

मानिसहरूले उहाँको आरधना गर्छन्। यहाँ, यसको अर्थ विवासीहरू “आत्मिक मंदिर” हुन् जहाँ परमेश्वर बास गर्नुहुन्छ।

20 परमेश्वरद्वारा मोल तिरि तिमी किनिकाछौ। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर।

7

विवाहको विषयमा

- 1 अब तिमीहरूलाई मलाई लेखेका कुराहरूको विषयमा म चर्चा गर्दछु। लोभने मानिसले विवाह नगरेको असल हो।
- 2 तर यौन अपराधको कारणले, प्रत्येक पुरुषको आफ्नो पत्नी हुनु पर्छ अनि प्रत्येक स्त्रीको आफ्नो पति हुनु पर्छ।
- 3 पतिले आफ्नी पत्नीलाई सब थोकहरू देओस जुन एउटी पत्नीले पाउनु पर्छ र पत्नीले पनि आफ्ना पतिलाई सब कुरा देओस, जुन एउटा पतिले पाउनु पर्छ।
- 4 आफ्नो शरीरमाथि पत्नीको कुनै अधिकार रहँदैन। उसको शरीरमाथि उसको पतिको अधिकार रहन्छ।
- 5 एकाकको शरीरलाई अस्वीकार नगर। तर तिमीहरू दुवै केही समयको निम्ति यौन-सम्बन्धबाट अलग बस्न सहमत हो। तिमीहरूले प्रार्थनाको लागि यसो गर्नु सक्छौं अनि तब फेरि एक साथ होऊ। यसो गरेमा शैतानले तिमी कमजोरीद्वारा आर्कषण गराउन सक्तैन।
- 6 केही समयको निम्ति अलग रहनु भनेर म अनुमतिको रूपमा भन्दैछु। यसलाई आज्ञा नमान।
- 7 म त चाहन्छु सबै म जस्तै होऊन् तर प्रत्येक मानिसले परमेश्वरबाट आफ्नो निम्ति वरदान पाएको छ। एक जनाले एक किसिमको वरदान पाए को छ भने अर्कोले अर्कै किसिमको।
- 8 अब विवाह नगरेकाहरूलाई र विधवाहरूलाई म भन्छु: उनीहरूको लागि म जस्तै एकलो बसू राम्रो हो।
- 9 तर उनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने, विवाह गरून्। यौन इच्छाले जल्नु भन्दा विवाह गर्नु असल हो।
- 10 अब म विवाह गर्नेहरूलाई यो आज्ञा दिन्छु। यो आज्ञा मबाट होइन, यो प्रभुबाट हो। पत्नीले आफ्ना पतिलाई नछोडोस्।
- 11 तर छोडिहाली भने पनि उसले फेरि विहे नगरोस्। कि त ऊ आफ्नै पतिसँग फेरि मिलोस्। पतिले पनि आफ्नी पत्नीलाई नत्यागोस्।
- 12 अरू सबैलाई म यो भन्छु। यी कुराहरू म भन्दैछु, प्रभुबाट होइन। ख्रीष्टमा एक भाइको यस्ता पत्नी हुन सक्छे जो ख्रीष्ट विश्वासी होइन। यदि त्यस्ता पत्नी उसित बस्न राजी छे भने उसले त्यसलाई नत्यागोस्।
- 13 अनि ख्रीष्टमा एक स्त्रीको अविश्वासी लोभने हुन सक्छ। तर यदि त्यो उसित बस्न राजी छ भने उसले पनि त्यसलाई नत्यागोस्।
- 14 एक अविश्वासी पति विश्वासी पत्नीद्वारा पवित्र बन्दछ। अनि अविश्वासी पत्नी पनि पनि विश्वासी पतिद्वारा पवित्र बन्दछे। यसो नहुँदा होत तिमीहरूका छोरा-छोरी अशुद्ध हुने थिए। तर अहिले उनीहरू पवित्र छन्।
- 15 तर विश्वास नगर्नेले त्यागन खोजे, उसलाई त्यसो गर्नु देऊ। त्यसो भएको खण्डमा ख्रीष्टमा भाइ वा बहिनी बन्धनमा रहँदैनन्।
- 16 परमेश्वरले हामीलाई शान्तिमय जीवनको निम्ति बोलाउनु भएकोछ। पत्नीहरू, तिमीहरूले नै आ-आफ्ना पतिलाई बचाउन सकौला, र पतितहरू, तिमीहरूले नै आ-आफ्ना पत्नीलाई बचाउन सकौला। पछि के हुने हो तिमीहरू अहिले जान्दैनौ।

परमेश्वरले भन्नु भए जस्तै बाँच

- 17 जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा ऊ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्न भएकोछ उसैति प्रत्येक मानिस बाँचनु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु।
- 18 यदि कुनै मानिस बोलाईँदा पहिल्यैबाट खतना भएको थियो भने उसले आफ्नो परिवर्तन गर्नु पर्दैन। यदि खतना नगरिएको मानिस बोलाइयो भने उसले खतना गरिरहनु पर्दैन।
- 19 मानिस खतना गरिएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। खास कुरो त परमेश्वरको आज्ञाको पालन गर्नु हो।
- 20 प्रत्येक मानिस त्यही अवस्थामा बसोस् जुन अवस्थामा उसलाई परमेश्वरबाट बोलाइयो।
- 21 परमेश्वरले तिमीलाई बोलाउँदा तिमी कमारा थियो भने त्यसको परवाह नगर। तर तिमी मुक्त हुन सक्छौ भने तिमीलाई दिएको मौकाको प्रयोग गर।
- 22 परमेश्वरले बोलाउँदा कुनै मानिस कमारा थियो भने ऊ प्रभुमा मुक्त हुन्छ अनि ऊ प्रभुको हुन्छ। उसरी नै परमेश्वरले बोलाउँदा यदि ऊ मुक्त थियो भने ऊ ख्रीष्टमा कमारा हुन्छ।
- 23 तिमीहरू मूल्य चुकाएर किनिकाहरू हो। त्यसैले मानिसका कमारा नबन।
- 24 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! अब परमेश्वरसितको नयाँ जीवनमा, तिमीहरू परमेश्वरद्वारा बोलाउनुहुँदा जुन अवस्थामा थियो त्यही अवस्थामा रहनु पर्छ।

विवाह बारेको प्रश्नहरू

- 25 अब म अविवाहितहरूको विषयमा लेख्छु। यस बारे मलाई प्रभुबाट आज्ञा छैन, तथापि म आफ्नो विचार पोख्छु। मलाई विश्वास गर्न सक्छौ किन कि प्रभुले मलाई दया गर्नु भएको छ।
- 26 त्यो दुःखको घडी हो। यसैले म सोच्छु तिमीहरू जुन अवस्थामा छौ त्यही अवस्थामा बस्न राम्रो हो।
- 27 तिमीहरूको पत्नी छ भने उबाट अलग हुने चेष्टा नगर। यदि तिमी विवाह विच्छेद भएको भए, पुनर्विवाह पट्टि नलाग। तिमीहरू अविवाहित भए पत्नी छोड्ने चेष्टा तर्फ नलाग।
- 28 तर तिमीले विवाह गरे त्यो कुनै पाप होइन। अनि कन्या केटीले विवाह गर्छ भने त्यो पाप होइन। तर विवाह गर्नेहरूले जीवनमा दुःखै पाउँछन् अनि म चाहन्छु कि तिमीहरू त्यस्तो कठिनाईहरूबाट मुक्त रहो।
- 29 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! मेरो भन्नुको तात्पर्य: हाम्रो लागि समय छोटो छ। जस-जसको पत्नीहरू छन्, पत्नी नहुनेहरू झैं बस।
- 30 जो दुःखित छन् तिनीहरू दुःख नपाएको जस्तै बस्नु। जो हर्षित छन् तिनीहरू हर्ष नभएको जस्तै बस्नु किनमेल गर्नेहरू तिनीहरू केही नभएको जस्तै बस्नु।
- 31 जो सांसारिक वस्तु व्यवहार गर्छन्, तिनीहरू ती वस्तुहरूमा चासो नभए झैं गरी बस्नु। तिमीहरू यसरी नै बस्नु पर्छ किन कि यो सांसार, जुन अवस्थामा अहिले छ, चाँडै बितेर जाने छ।
- 32 तिमीहरू चिन्ताबाट मुक्त होऊ भन्ने म चाहन्छु। एक अविवाहित मानिस प्रभुको काममा पूर्णसपले मग्न रहन्छ। उसको उदेश्य नै प्रभुलाई खुशी तुल्याउनु हो।
- 33 तर विवाहित मानिस सांसारिक वस्तुसंग सम्बन्धित हुन्छ। उसको लक्ष्य आफ्नी पत्नीलाई खुशी पार्नु हुन्छ।

34 उसको ध्यान दुईवटा लक्ष्य तिर छुटिन्छ। एउटी अविवाहित स्त्री अथवा एउटी कन्या प्रभुको सम्बन्धमा व्यस्त रहन्छ। ऊ आफ्नो सम्पूर्ण शरीर र आत्मा प्रभुलाई अर्पण गर्न चाहन्छ। तर विवाहित स्त्री सांसारिक कुराहरूमै सम्बन्धित रहन्छ। उसको प्राथमिक कर्तव्य आफ्नो पतिलाई खुशी पार्न रहन्छ।

35 तिमीहरूकै भलाईको निम्ति म यी कुराहरू गर्दछु। मैले तिमीहरूलाई नियन्त्रण गर्न खोजेको होइन। तर तिमीहरू ठीक ढङ्गले बाँच्न सक्नु भन्ने म चाहन्छु। अनि आफ्नो समय अरू कुराहरूतिरबाट मुक्त गराई पूर्णतया प्रभुमा लगाएको मन पराउँछु।

36 विवाहको उमेर ढल्किन लागेकी आफ्नी कन्या प्रति मैले ठीक गरेको छैन भनी कसैले सौँचन सक्ला र विवाह गरिदिने पछि भन्ने सम्झान्न सक्ला। त्यस अवस्थामा उसले जे चाहन्छ गरोस्। तिमीहरूलाई विवाह गर्न दिइयोस। त्यो पाप होइन।

37 तर कोही यस्तो बलियो मनको पनि हुन सक्ला र सोच्ला विवाहको कुनै आवश्यकता छैन, ऊ पनि आफ्नो इच्छामा स्वतन्त्र छ। यदि त्यस मानिसले आफ्नी कन्यालाई अविवाहित राख्ने निश्चय गरेको छ भने उसले ठीक गर्दछ।

38 अर्थात् जसले आफ्नो कन्याको विवाह गर्छ उसले राम्रो गर्छ। र जसले आफ्नो कन्याको विवाह गरिदिने उसले अझै राम्रो गर्छ।

39 जब सम्म पति जीवित रहन्छ उसकी स्त्री बन्धनमा रहन्छ। तर पति मर्यो भने, त्यस स्त्रीले आफूले रूचाएको मानिससित विवाह गर्न सक्छ। तर उसले प्रभुमा विवाह गर्नु पर्छ।

40 यदि ऊ त्यही अवस्थामा बसे अझ सुखी रहनेथिई। यो म जस्तो विचार गर्छु अनि म पक्का विश्वास गर्छु कि परमेश्वरको आत्मा ममा छ।

8

मूर्तिमा चढाइएका खाना

1 अब मूर्तिमा बलि चढाएका पशुहरूको मासुको विषयमा म लेख्छु। हामी जान्दछौ कि “हामी सबैमा ज्ञान छ” “ज्ञान”-ले तिमीहरूलाई घमण्डी तुल्याउँछ, तर प्रेमले अरू विकासित हुन सहायता गर्छ।

2 जसले केही जान्दछु भन्ने सम्झन्छ उसले जान्नु पर्ने खास केही कुरो जानेको हुँदैन।

3 तर परमेश्वरलाई प्रेम गर्ने मानिसले परमेश्वरलाई चिन्छन्।

4 यसर्थ मूर्तिमा बलि चढाएको मासु खान दिने विषयमा: हामी जान्दछौं, संसारमा मूर्ति वास्तवमा केही होइन। अनि हामी जान्दछौं परमेश्वर एक हुनु हुन्छ।

5 धेरै वस्तुहरू छन् कि मानिसहरूले दुवै स्वर्गमा र पृथ्वीमा देवताहरू भन्छन्। यसको कुनै महत्व छैन, तर वास्तविकता चाँहि यो छ मानिसहरू धेरै वस्तुहरूलाई “देवताहरू” र “मालिकहरू” मान्छन्।

6 तर हाम्रा निम्ति त एउटै परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रा पिता हुनु हुन्छ। अनि उहाँ बाटने प्रत्येक चीज आयो र हामी उहाँका निम्ति छौं। अनि प्रभु पनि एउटै हुनु हुन्छ। उहाँ येशू ख्रीष्ट हुनु हुन्छ। येशुको तर्फबाटै प्रत्येक कुरा हुनआए अनि हामीमा जीवन उहाँबाटै छ।

7 तर सबैले यो सत्य जान्दैन। धेरै समय अघि कति मानिसहरूले मूर्ति पूजा गर्थे औं तिनीहरू यसमा चढाएको मासु खान्थे तिनीहरू आफै निश्चित छैनन् कि त्यो मासु खानु उचित हो अथवा होइन। यसर्थ जब तिनीहरू खान्छन् आफैलाई दोषी सम्झन्छन्।

8 तर खाने कुराले हामीलाई परमेश्वरको नजिकमा ल्याउँदैन। नखौँदामा कुनै हानी छैन र खौँदामा कुनै लाभ छैन।

9 तर आफ्नो स्वतन्त्रताको ख्याल राख ताकि तिप्रो स्वतन्त्रताले गर्दा ती कमजोर विश्वास भएका मानिसहरू पापमा नपर्नु।

10 तिमीसित बुद्धि छ यसर्थ मूर्तिको मान्दरमा बस् अनि खानु तिमीलाई स्वतन्त्र लाग्छ। दुर्बल विश्वास भएका कुनै मानिसले तिमीलाई त्यहाँ खोँदै गरेको देख्न सक्छ, यसर्थ उसलाई मूर्तिमा चढाएका मासु खानु उत्साह हुन्छ, यद्यपि वास्तवमा उसले भूल काम सम्झन्छन्।

11 यसैले त्यो दुर्बल विश्वास भएको भाइ, जसको लागि ख्रीष्ट मर्नु भयो, तिप्रो ज्ञानले गर्दा नष्ट हुनेछ।

12 जब तिमी तिप्रो ख्रीष्टमा भएका दान्य-भाइ तथा दिदी-बहिनीहरूको विरोधमा यस्तो पाप गर्दछौ तिनीहरूको विवेकमा चोट पुर्याउने छौ अनि ख्रीष्टको विरुद्ध तिमी पाप गर्नेछौ।

13 यदि खाने कुराले मेरो भाइलाई पापमा तान्छ भने म फेरि कहिल्यै मासु खाने छैन ताकि म मेरो भाइलाई पाप गराउने छैन।

9

पावलले प्रयोग नगरेको अधिकार

1 म स्वतन्त्र छु! एकजना प्रेरित हुँ। मैले हाम्रा प्रभु येशुलाई देखेको छु। तिमीहरू प्रभुमा मेरो कामको फल हो।

2 अरूले मलाई एउटा प्रेरितको रूपमा स्वीकार नगर्लांन् तर तिमीहरूले मलाई एकजना प्रेरितको रूपमा स्वीकार गर्नेछौ। म एकजना प्रेरित हुँ भन्ने प्रभुमा मेरो सत्यको प्रमाण तिमीहरू नै हो।

3 कसै-कसैले मेरो अधिकारको विषयमा प्रश्न गर्छन्। तिनीहरूका निम्ति मेरो जवाफ यही हुन्छ:

4 खाने र पिउने हाम्रो अधिकार छ। छैन र?

5 यात्रा गर्दा पत्नी जो विश्वासी छ साथमा लिएर हिंड्ने हाम्रो अधिकार छ। छैन र? अरू प्रेरितहरू, प्रभुमा भाइहरू र केफस सबैले यसो गर्छन्।

6 तर के बर्णबास र मैले मात्र आफ्नो जीविकाका निम्ति काम गर्ने पर्छ?

7 आफ्नो खर्च आफै भरेर सेनामा काम गर्ने कुनै सिपाही छ? कोही यस्तो होला जसले अङ्गुरको खेती लगाएर एउटा पनि फल नखाने? कोही गोठालो होला जसले भैंडाको दुध पिउँदैन?

8 यी सब कुराहरू मानव विचार मात्र हुन्? के परमेश्वरको नियमले पनि त्यसै भन्दैन?

9 मोशाको नियममा लेखिएको छ: “दाँडि गर्ने गोर्स्को मुखमा महला नलागाऊ र त्यसलाई अन्न खानाबाट नरोक।”^{१०} के परमेश्वर गोर्स्हरूमा मात्र चासो राख्नु हुन्छ?

10 होइन, वास्तवमा परमेश्वर हाम्रै बारे बोल्दै हुनु हुन्थ्यो। हो, धर्म शास्त्र हाम्रै लागि लिखिएको हो, “जोत्दा र दाँडि गर्दा खेतीवालाले केही अन्न पाउने आशा गर्छ।”

11 हामीले तिमीहरूमा आत्मिक बिउ छरेकाछौं? यसर्थ यदि हामीले तिमीहरूबाट केही भौतिक चीजको आशा गर्दा त्यो अधिक हुन्छ र?

12 जब तिमीहरूबाट सहायता पाउन अरूले अधिकार प्रयोग गर्छन् भने के हामी त्यो भन्दा अधिक अधिकार खोज्न सक्तौं? तर हामी अधिकार मान्दैनौं। हामी सबै चीज सहन गर्छौं ताकि ख्रीष्टको सुसमाचार पालन गर्न कोही पनि विरोधी नहोस।

* 9:9: व्यवस्था 25:4 बाट उद्धृत गरिएको।

- 13 के तिमीहरू जान्दैनौ मन्दिरमा सेवा गर्नेले मन्दिरबाटै खाना पाउँछन्? के तिमीहरू जान्दैनौ वेदीमा भेटी चढाउनेहरूले भेटीको भाग पाउँछन्?
- 14 सुसमाचार प्रचार गर्नेहरूलाई पनि त्यस्तै हो। सुसमाचारका प्रचारकहरूले प्रचार कर्मबाटै आफ्नो जीवन निर्वाह गर्नु पर्छ भनी आज्ञा दिनु भयो।
- 15 तर यो कामबाट मैले कुनै अधिकार उपयोग गरेको छैन। र मैले यसबाट केही पाउने कोशिश पनि गरिरहेको छैन। तिमीहरूलाई यो लेख्ने मेरो उद्देश्य होइन। कसैलाई मेरो गर्व केवल रितो भाँडा प्रमाण गर्ने मौका दिनु भन्दा त म मर्न मन पराउँछु।
- 16 म सुसमाचार प्रचार गर्छु तर प्रचार मेरो गर्वको आधार होइन। यो त मेरो कर्तव्य नै हो मैले गर्नु पर्छ। मेरो लागि दुःखको कुरो हो यदि मैले सुसमाचार प्रचार गरिन भने।
- 17 यदि मैले आफ्नै खुशीले सुसमाचार प्रचार गरे भने म केही इनाम पाउनु सक्छु। तर मेरो कुनै चयन छैन। मैले सुसमाचार प्रचार गर्नु परेको छ। जब ममाथि यो काम सुम्पिइएको छ, म मेरो काम गरिरहेको छु।
- 18 यस्तो हुनाले म के इनाम पाउँछु र? मेरो इनाम त यही हो: विना मूल्य सुसमाचार प्रचार गर्नु। यसरी सुसमाचार प्रचारमा जो अधिकार दिइन्छ कुनै पनि म उपयोग गर्दिन।
- 19 म स्वतन्त्र छु। म कसैको होइन। तर जति सक्दो सम्भव छ अधिक मानिसलाई बचाउनलाई सहायता गर्नु मैले आफूलाई सबैको दास बनाएको छु।
- 20 यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफै कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बसे मानिस जस्तै भइदिँँ।
- 21 ती जो नियमको अधीनमा छैनन् तिनीहरूलाई बचाउनु म पनि नियमको अधीनमा नभएको जस्तो भएँ। वास्तवमा परमेश्वरको नियमबाट म स्वतन्त्र छैन। म ख्रीष्टको नियमको अधीनमा छु।
- 22 कमजोर मानिसहरूको लागि म कमजोर भइदिँँ जसमा कि म तिनीहरूलाई सहायता गर्नु सकूँ। म सबै किसिमका मानिसहरूको निम्ति सबै थोक भएको छु ताकि कुनै न कुनै तरहेले मानिसलाई बचाउनु सकूँ।
- 23 सुसमाचारकै कारणले म यी सब चीज गर्छु ताकि सुसमाचारको आशिषमा सहभागी बन्न सकूँ।
- 24 तिमीहरू सबैले जान्दछौ, दौडमा धेरै जना दगुर्छन् तर पुरस्कार चाँहि खाली एकजनाले पाउँछ। यसर्थ त्यसरी दगुर ताकि तिमीले पुरस्कार जित्र सक।
- 25 खेलमा भाग लिने सबैले कठोर अनुशासनको पालना गर्नु पर्छ। पुरस्कार जित्नु भनेर नै तिनीहरू त्यसो गर्छन्। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्नछन्, तर हामीले पाएको पुरस्कार सदा काललाई हुँदछ।
- 26 यसैले म कुनै निश्चित टुङ्गो भएको मान्छे जस्तै दगुर्छु। हवामा मुक्क हान्नेले जस्तै म मुक्का हान्दिन।
- 27 नियन्त्रणको लागि म आफ्नै शरीरलाई कठोर व्यवहार गर्छु। मैले यसो गरेको खण्डमा अरु मानिसहरू माझ प्रचार गरे पछि म आफै परमेश्वरबाट तिरस्कृत हुने छैन।

10

यहूदीहरू जस्तै नहोऊ

- 1 दाज्यू-भाइ, दिदी-बहिनीहरू, हाम्रा पिता-पुराहरूमाथि के बित्यो त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिनीहरू सबै बादल मुनि थिए, अनि ती सबै समुद्र भएर हिँड्थे।
- 2 तिनीहरू सबै बादल र समुद्रमा मोशामा बमिसमा पाएका थिए।
- 3 तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए।
- 4 अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक फोहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो फोहरा ख्रीष्ट हुनुहुन्थ्यो।
- 5 तिनीहरूमध्ये धेरै जनासित परमेश्वर संतुष्ट हुनु भएन। तिनीहरू मरभूमिमा मारिए।
- 6 यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ।
- 7 तिनीहरूमा कोही मानिसहरूले जस्तो मूर्ति पूजा नगर। शाश्वता यो लेखिएकै छ: “मानिसहरू खानालाई र पिउनलाई बसे। अनि नाचनलाई उठे।”
- 8 ती कतिपयले जस्तो हामी यौन अपराध नगरौं। तिनीहरू मध्ये एकै दिनमा तेईस हजार मरे।
- 9 जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औँ सौंपहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुँदैन।
- 10 अनि तिनीहरू मध्ये कतिले गरे जस्तो गन्-गन् पनि नगर अनि तिनीहरू संहारकर्ता स्वर्गदूतद्वारा मारिए।
- 11 तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतवनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्।
- 12 यसैले त्यो जो दबिलोसँग उभिन्छु भनि सोच्छ त्यो होशियार साथ उभियोस् ताकि ऊ लड्न नपरोस्।
- 13 हामीमा पनि अरूमा जस्तै प्रलोभनहरू छन्। तर तिमीले परमेश्वरमाथि भरोसा राख्न सक्छौं। उहाँले तिमीले सहनु सक्ने भन्दा बढता परीक्षा लिनदिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँचनलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।
- 14 चरकारण, मेरा प्रिय मित्रहरू हो, मूर्ति पूजादेखि टाढा बस।
- 15 तिमीहरू बुद्धिमान छौ भनी म यो कुरा गर्दछु; म के भन्दैछु तिमीहरू आफै जाँच।
- 16 आशिकको कचौरा जसको लागि हामी परमेश्वरलाई धन्यवाद चढाउँछौं, त्यसको अर्थ ख्रीष्टको रागतको अंश-ग्रहण हो। होइन र? अनि रोटी, जुन हामी भाँचदछौं, ख्रीष्टकै शरीरको अंश-ग्रहण हो। होइन र?
- 17 त्यहाँ एउटै रोटी छ। अनि हामी धेरै जना छौं। तर त्यही एउटा रोटीबाट हामी भाग गर्छौं। यसैले हामी खासमा एउटै शरीर हौं।
- 18 इसाएलका मानिसहरूको बारेमा सोच। तिनीहरू बली खान्छन् अनि वेदीमा भाग लिन्छन्। खाँदैनन् र?
- 19 मेरो मतलब यो होइन कि मूर्तिमा चढाएको मासु अरु साधारण मासु भन्दा अझ दाम्नी हो। अनि म सन्धिदिन कि त्यो मूर्ति पनि साधारण मूर्ति भन्दा कुनै दाम्नी मूर्ति हो।
- 20 तर म यसलाई के भन्छु भने: मानिसले बलि चढाउछन् त्यो शैतानलाई चढाएको हो, परमेश्वरलाई होइन। र तिमीहरू शैतानसित कुनै कुराको भागीदार बन भन्ने म चाहन्छु।
- 21 तिमीहरू शैतानको कचौराबाट र प्रभुको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र शैतानको टेबल दुवैबाट खान सक्दैनौ।
- 22 के तिमी प्रभुलाई रिस उठाउनु चाहन्छौ? हामी उहाँ भन्दा बलिया छौं र? छैनौं।

- आफ्नो स्वतन्त्रा परमेश्वरको महिमाको लागि प्रयोग गर
- 23 तिमीहरू भन्छौ, “सबै कुरामा अनुमति छ।” तर सबै कुरा हाम्रो निम्ति राम्रो छैन। “सबै कुरामा अनुमति छ।” तर ती कुराहरूले सबैलाई बलियो बनाउँदैन।
- 24 तिमी आफ्नो मात्र काम गर्ने कोशिश नगर। अरू मानिसको लागि भलो हुने काममा पनि कोशिश गर्नु पर्छ।
- 25 मासु पसलमा के बेचिन्छ? विवेकको खातिर केही सोधपूछ नगरी त्यो खाओ।
- 26 तिमीले त्यो खान सक्छौ “किन कि यो पृथ्वी र यसको हर चीज प्रभुके हो।”*
- 27 यदि कुनै विश्वास नगर्ने मानिसले तिमीलाई उसित भोजन गर्न बोलाउला अनि तिमी जान चाहन्छौ भने तिमी अघिल्टि जे राखिन्छ खाऊ। खानु उचित छ अथवा छैन भन्ने प्रश्न नगर।
- 28 तर कसैले “त्यो मासु त मूर्तिमा बलि पो चढाएको थियो” भनेछ भने त्यो नखाऊ, जुन मानिसले तिमीलाई भन्यो कि त्यो मासु मूर्तिमा चढाएको थियो, उसका निम्ति अनि ती मानिसहरूका निम्ति जसले त्यस्तो मासु खानु अनुचित मान्छन्।
- 29 तिमीले नै त्यो अनुचित ठानेला भन्ने मलाई लाग्दैन। तर अरूले त्यो अनुचित हो भनी टाट्न सक्छ। त्यही एउटा कारणले म त्यो मासु खाँदैन।
- अर्को मानिसको सोचाईको आधारमा म मेरो स्वतन्त्रतालाई विचार गर्न दिँदैन।
- 30 यदि म कृतज्ञतापूर्वक भोजन खाँदछु, म किन केही चीजको लागि परमेश्वरलाई धन्यवाद दिँदा किन मेरा निन्दा हुने?
- 31 यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाको लागि गर।
- 32 त्यस प्रकारले कुनै काम नगर जसले अरूको विचारमा चोट पुर्याउनु सक्छ: जस्तै यहूदीहरू, ग्रीकहरू अथवा परमेश्वरको मण्डली।
- 33 म त्यसै गर्छु। म हरेकलाई हरतरहले खुशी पार्न खोज्छु। मैले कहिल्यै पनि आफूलाई मात्र लाभ गराउने कुनै काम गर्ने कोशिश गरेको छैन। म धैर्यभन्दा धैर्य मानिसको भलाई गर्ने कुराहरू कोशिश गर्छु जसमा कि मैले तिनीहरूलाई बचाउनु सक्ँ।

11

- 1 मेरो उदाहरण लिने चेष्टा गर जस्तो म ख्रीष्टको उदाहरण लिन्छु।
- मालिकको अधीनमा हुनु
- 2 म तिमीहरूको प्रशंसा गर्दछु कारण तिमीहरूले सबै कुरामा मलाई सम्झन्छौ अनि मैले दिएको शिक्षालाई तिमीहरूले ठीकसँग पालन गर्दछौ।
- 3 म चाहन्छु कि तिमीहरूले यो पनि जानि राख: प्रत्येक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ। अनि स्त्रीको शिर पुस्र हो। र ख्रीष्टको शिर परमेश्वर हुन।
- 4 हरेक पुस्र जसले शिरलाई छोपेर अगमवाणी गर्दछ वा प्रार्थना गर्दछ उसले शिरलाई अनादर गर्दछ।
- 5 तर हरेक स्त्री जसले प्रार्थना वा अगमवाणी गर्दछ उसले आफ्नो शिर ढाक्नु पर्छ। यदि उसको शिर छोपिन भने उसले आफ्नो शिरलाई अनादर गरेकी हुन्छौ। तब ऊ शिर खोपेकी स्त्री जस्तै हुन्छौ।
- 6 कुनै स्त्रीले आफ्नो शिर छोपिदिन भने, तब यो उसले जम्मै केश काटेको जस्तै छ। तर जब केश काट्नु वा शिर खोपेर एउटी स्त्रीको लागि शरमको कुरा हुन्छ यसैले आफ्नो शिर छोप्नु पर्छ।
- 7 पुस्रले आफ्नो शिर ढाक्नु पर्दैन। किन? ऊ परमेश्वरको प्रतिरूप हो ऊ परमेश्वरको महिमा हो। तर महिला पुस्रको महिमा हो।
- 8 पुस्र स्त्रीदेखि आएको होइन, तर स्त्री पुस्रदेखि आएको हो।
- 9 अनि पुस्र स्त्रीको लागि बनिएको होइन तर स्त्री पुस्रको लागि बनिएकी हो।
- 10 र त्यसैकारणले अधीनताको चिन्ह स्वरूप स्त्रीले आफ्नो शिर केही चीजले छोपेकी हुनुपर्छ। स्वर्गदूतहरूको कारणले उसले यसो गर्नु पर्दछ।
- 11 तथापि प्रभुमा स्त्री पुस्रको लागि महत्वपूर्ण छ र पुस्र स्त्रीको लागि महत्वपूर्ण छ।
- 12 यो सौँचो हो कि स्त्री पुस्रदेखि आएकी हो तर पुस्र पनि स्त्रीबाट जन्मेको हो। वास्तवामा सबै कुरो परमेश्वरबाटै आउँदछ।
- 13 यो आफै निर्णय गर के स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्नु ठीक होला?
- 14 लामो केश राख्नु पुस्रको निम्ति शरमको कुरो हो भन्ने कुरो प्रकृति धरिले हामीलाई सिकाउँछ।
- 15 तर लामो केश हुनु स्त्रीको निम्ति सम्मानको कुरो हुन्छ। स्त्रीलाई आफ्नो शिर ढाक्नुलाई लामो केश दिइएको छ।
- 16 यस विषयमा कोही मानिस अझै बहस गर्न खोज्छन्। हामी र परमेश्वरका मण्डलीहरूको त्यस्तो व्यवहार छैन।
- प्रभुको भोज
- 17 अब यी विषयहरूमा म तिमीहरूलाई भन्छु, तिमीहरूको प्रशंसा गर्दिन। तिमीहरूका सभाले सहायता भन्दा तिमीहरूलाई खति नै गर्छ।
- 18 पहिलो कुरो त, म सुन्दैछु कि मण्डलीमा जब तिमीहरू भेला हुँदछौ तिमीहरू बाँडिन्छौ। अनि केही अंशमा म यस कुरालाई पत्याउँछु।
- 19 तिमीहरूको बीचमा फाटो आउनु आवश्यक छ, त्यसले तिमीहरू मध्ये को चाँहि वास्तविक विश्वासी हो थाहा हुन्छ।
- 20 जब तिमीहरू सबै एकत्र हुन्छौ तिमीहरूले वास्तवमा प्रभुको भोज खाइरहेका हुँदैनौ।
- 21 किन? किनभने जब तिमीहरू खान्छौ एउटाले अर्कोलाई नपछी खान्छौ। कतिले अलिकति पनि खाने वा पिउने नपाई कति चाँहि टन्न भइसक्छन्।
- 22 तिमीहरू आफ्नै घरमा खान अनि पिउन सक्छौ। यस्तो लाग्छ, तिमीहरू सोच्छौ कि परमेश्वरको मण्डली महत्वहीन छ। जो गरीब छ तिनलाई तिमीहरू शरममा पार्दछौ। म के भुँँ? म तिमीहरूको प्रशंसा गर्दिन।
- 23 तिमीहरूलाई म त्यही शिक्षा दिँदछु जुन मैले प्रभुबाट पाएँ त्यो रात जब येशू पक्राउ पर्नुभयो, उहाँले रोटी लिनुभयो।
- 24 र त्यसको निम्ति धन्यवाद दिनुभयो। अनि उहाँले रोटी भाँच्नु भयो र भन्नुभयो, “यो मेरो शरीर हो, यो तिमीहरूको लागि हो। यो मेरो समझनाको निम्ति गर।”
- 25 उसरी नै उनीहरूले खाए पछि येशूले दाखरसको कचौरा लिनुभयो। येशूले भन्नुभयो, “यो दाखरस परमेश्वरबाट आफ्ना मानिसलाई नयाँ करार हो। यो नयाँ करार मेरो रगतसित शुरू हुँदछ। जहिले पनि तिमीहरू यो पिउँछौ मेरो समझनामा गर्ने गर।”
- 26 जब-जब तिमीहरू यो रोटी खाँदछौ र यो कचौराबाट पिउँदछौ उहाँ नआउञ्जेल प्रभुको मृत्युको घोषणा गर्दछौ।
- 27 त्यसैकारण कसैले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ भने, उसले प्रभुको शरीर र रगतको विरुद्ध पाप गर्छ।
- 28 हरेकले रोटी खान र कचौराबाट पिउन अघि आफ्नो हृदय जाँच्नु पर्छ।
- 29 यदि कसैले त्यो प्रभुको शरीर हो भन्ने नचिनी रोटी खायो र कचौराबाट पियो भने उसको खाई र पिवाइले आफैमा न्यायाको लागि दण्ड निम्त्याउछ।

* 10:26: भजनसंग्रह 2:41; 50:12; 89:11 बाट उद्धृत गरिएको।

- 30 त्यसै कारणले तिमीहरूका समाजमा धेरैजना रोगी औ कमजोरीहरू छन् र कति मरेर गए
 31 तर हामीले आफैलाई ठीकसित जाँचौं भने परमेश्वरले हामीलाई जाँचन हुँदैन।
 32 तर जब प्रभुले हामीलाई जाँचन हुन्छ उहाँले सही मार्ग प्रदर्शनको लागि हामीलाई अनुशासित गराउनु हुन्छ ताकि यो संसारका अरू मानिसहरू सरह तिमीहरूलाई दण्ड नहोस् भनी उहाँले यसो गर्नु हुन्छ।
 33 यसैले मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब तिमीहरू खानका निम्ति भेला हुन्छौं एका-अर्कालाई परख।
 34 कोही भोकाएको छ भने आफ्नै घरमै खाओस्। यसै गर जसमा कि तिमीहरूको जमघटले तिमीहरूमाथि नै परमेश्वरको दण्ड ननिम्त्याओस्। अरू कुराहरू बारे के कसो गर्नु त्यो म जब आउँछु, भन्नेछु।

12

पवित्र आत्माको उपहारहरू

- 1 दाज्यू-भाइ दिदी-बहिनीहरू, अब म चाहन्छु कि तिमीहरूले आत्मिक वरदानहरू बारे जान।
 2 तिमीहरूले विश्वासी बन्न अघि आफूले विगत जीवनको संझना गर। तिमीहरू केही रहस्यमय शक्ति तिर खिचीएर जीवनहीन मूर्ति पूजन लागेको थियो।
 3 म तिमीहरूलाई भन्छु कसैले परमेश्वरको आत्मा विना “येशू श्रापित होऊन” भन्ने छैन अनि कसैले पनि पवित्र आत्माको सहायता बिना “येशू प्रभु हुन” भन्न सक्दैन।
 4 आत्मिक वरदानहरू थरिथरिका हुन्छन् तर ती सबै एउटै आत्माबाट हुन्छ।
 5 सेवा गर्ने विभिन्न तरिकाहरू छन्। सबै ती उपायहरू एउटै उही प्रभुबाट हो।
 6 अनि परमेश्वरले मानव जातिमा गर्ने कामका उपायहरू एउटै परमेश्वरबाट हुन्। प्रत्येक कुरो गर्न परमेश्वरले हामी सबैमा काम गर्नु हुन्छ।
 7 प्रत्येकमा आत्माको उपहार देख्न सकिन्छ। आत्माले सबैको भलोको निम्ति उपहार दिन्छ।
 8 आत्माले एक मानिसलाई ज्ञानी कुरा गर्ने उपहार दिन्छ। अनि त्यही आत्माले अर्कोलाई बुद्धिमानी कुरा गर्ने वरदान दिन्छ।
 9 त्यही आत्माले कसैलाई विश्वास दिलाउँछ। अनि त्यही एक आत्माले अरू कसैलाई रोग निको पार्ने वरदान दिन्छ।
 10 त्यही आत्माले एउटालाई अश्चर्यकर्म गर्ने अनि अर्कोलाई अगमवाणी गर्ने शक्ति, अर्कोलाई शूद्र र अशूद्र आत्मा खुट्ट्याउन सक्ने शक्ति दिन्छ। त्यही आत्माले नै एउटालाई विभिन्न भाषा बोल्ने वरदान दिन्छ र कोही अर्कालाई ती भाषाहरू अनुवाद गर्ने वरदान दिन्छ।
 11 एउटै आत्मा, अनि त्यही आत्माले यी सब थोक गछं। प्रत्येकलाई के दिनु पर्ने त्यो आत्माले नै निर्णय गछं।

ख्रीष्टको शरीर

- 12 मानिसको शरीर एउटै मात्र हो तर यसका अनेक अंगहरू हुन्छन्। हो, शरीरका धेरै अंगहरू छन्, तर ती सब अंगहरूले एउटै शरीर बनाउँछन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छः
 13 हामीहरूमा कति यहदीहरू छौं र कति गैर-यहदीहरू छौं। हामीहरूमा कति कमाराहरू छौं र कति मुक्त छौं। तर हामी सबै एउटै शरीर बनिनु बमिसमा पाएका छौं। हामी सबैले त्यही एउटै आत्मा पाएका छौं।
 14 मानिसको शरीर एउटा अंगले मात्र बनिएको हुँदैन तर धेरै अंगहरू हुन्छन्।
 15 खुट्टाले भन्न सक्ला, “म शरीरको होइन हातले भन्ला म शरीरको होइन।” तर त्यसो भन्दैमा खुट्टालाई भन्न सक्नेन यो शरीरको एक अंग होइन।
 16 कानले भन्न सक्ला, “म आँखा होइन। यसकारण म शरीरको होइन।” तर यसो भन्दैमा कानलाई भन्न सकिँदैन, कान शरीरको होइन।
 17 यदि जम्मै शरीर एउटा आँखो हुँदो हो त शरीरले कसरी देख्ने थियो। यदि जम्मै शरीर एउटा कान हुँदो हो ता शरीरले कसरी सुन्ने थियो?
 18-19 यदि शरीरको प्रत्येक अंग एउटै मात्र हुँदो हो त त्यहाँ शरीर हुने थिएन। तर साँच्चै परमेश्वरले शरीरमा आफूले चाहे जस्तै गरी ती अंगहरूलाई राखिदिनु भयो। उहाँले प्रत्येक अंगलाई आफ्नो ठाँउमा राख्नु भयो।
 20 अहिले यो जुन अवस्थामा छ अंगहरू धेरै छन् तर शरीर एउटै छ।
 21 आँखाले हातलाई भन्न सक्दैन। “मलाई तिमी खोंचो छैन” अनि टाउकोले खुट्टा हरूलाई “मलाई तिमीहरूको खोंचो छैन” भन्न सक्दैन।
 22 होइन। शरीरका ती अंगहरू जसलाई हामी दुर्वल सम्झन्छौं वास्तवमा तिनीहरू खुबै महत्वपूर्ण हुन्छन्।
 23 अनि शरीरका तुच्छ ठानिएका ती अंगहरूलाई खुबै बचाइन्छ। अनि शरीरका जुन अंगहरूलाई हामी लुकाउन चाहन्छौं तिनलाई हामी विशेष ध्यान दिदछौं।
 24 हाम्रो शरीरका अझ सुन्दर अंगहरूलाई धेरै विशेष ध्यान दिइन्छ। तर परमेश्वरले शरीरको यसरी गठन गर्नु भएको छ कि उहाँले ती सम्मान नभएका अंगहरूलाई अझ धेरै सम्मान दिनु भएको छ।
 25 हाम्रो शरीरको भाग भाग नछुट्टियोस् भनी परमेश्वरले यसो गर्नु भएको हो। विभिन्न अंगहरूले आपस्तमा उसरी नै ध्यान दिने गर्स्न्। परमेश्वर त्यही चाहनु हुन्छ।
 26 शरीरको कुनै एक अंगले दुःख पायो भने सम्पूर्ण शरीरले दुःख पाउँछ। अथवा यदि हाम्रो शरीरको एउटा अंगले सम्मान पाए अरू जम्मै अंगहरू पनि समान रूपले सम्मानित बन्नेछन्।
 27 तिमीहरू जम्मै सामूहिक रूपले ख्रीष्टको एक शरीर हो। तिमीहरू प्रत्येक शरीरका अंग हो।
 28 अनि मण्डलीमा, परमेश्वरले प्रेरितहरूलाई पहिलो, अगमवक्ताहरूलाई दोस्रो र शिक्षाहरूलाई तेस्रो स्थान दिनु भएको छ। त्यसपछि परमेश्वरले आश्चर्यकर्महरू गर्नेहरूलाई, रोग निको पार्ने वरदान पाएकाहरूलाई, मदद गर्न सक्नेहरूलाई, अगुवाइ गर्ने सक्ने क्षमता भएकाहरूलाई अनि विभिन्न थरिका भाषा बोल्ने वरदान पाएकाहरूलाई स्थान दिनु भएको छ।
 29 सबै मानिस प्रेरितहरू होइनन्। सबै अगमवक्ताहरू होइनन्, सबै शिक्षकहरू होइनन्। आश्चर्यकर्म सबैले गर्न सक्दैनन्।
 30 रोग निको पार्ने वरदान सबैले पाएका छैनन्। सबैले विभिन्न थरिका भाषा बोल्न सक्दैनन्। सबैले ती भाषाहरू को अर्थ खुलाउन सक्दैनन्।
 31 तर तिमीहरूले आत्मको अझै ठूलो वरदान लिनु चाहेको हुनुपर्छ।

13

प्रेम नै सर्वोत्तम उपहार हो

- 1 अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सक्छुला। तर मसित प्रेम नै छैन भने म खाल्ती एउटा टुट्टे डे घण्टी वा इयाम्-इयामे इयामा मात्र हुँ।

- 2 मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मे रहस्य बुझौंला र हरेक कुरो जानुंला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुंला। तर यतिको शक्ति ममा आजित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन।
- 3 मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुंला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुंला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन।
- 4 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन।
- 5 प्रेम सखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरुद्ध गरिएको खराबीको हिसाब राख्दैन।
- 6 प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ।
- 7 प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सधैं विश्वास गर्छ, सधैं आशा गर्छ र यो दरिलो उभिन्छ।
- 8 प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ।
- 9 यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्।
- 10 तर जब धैर्य पूर्णता आउँछ तब ती अपूर्णताको अन्त्य हुनेछ।
- 11 जब म बालक थिएँ, म बालक जस्तै बोलेँ, बालक जस्तै सोचेँ, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकहरूको तरिकाहरू त्यागिदिँ।
- 12 हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौं। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्।
- 13 यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलोचै प्रेम हो।

14

आत्मिक वरदानहरूलाई मण्डलीको मद्दतमा लगाऊ

- 1 प्रेम तिमीहरूको लक्ष्य हुनु पर्छ। तिमीहरूले सँच्चै आत्मिक वरदानहरू पाउने इच्छा राख्नु पर्छ खास गरी अगमवाणी गर्ने वरदान।
- 2 किनभने जो विभिन्न भाषाहरूमा बोल्छ मानिससँग बोल्दैन, तर ऊ परमेश्वरसित बोल्छ। कसैले उसलाई बुझ्दैन। ऊ आत्माद्वारा गुप्ति सत्य बोल्छ।
- 3 तर जसले अगमवाणीहरू गर्छ उसले मानिससित बोल्नहेको हुन्छ उसले मानिसहरूलाई बल, उत्साह र सुख दिन्छ।
- 4 जसले अन्य भाषामा बोल्छ आफूलाई मात्र मद्दत गरिहेको हुन्छ। तर जसले अगमवाणी बोल्छ उसले सारा मण्डलीलाई मद्दत पुरयाइरहेको हुन्छ।
- 5 म तिमीहरू सबैलाई विभिन्न भाषा बोल्ने वरदान मिलोस भन्ने चाहन्छु। तर अझै, म तिमीहरूले अगमवाणी गर्नु पर्छ भन्ने चाहन्छु। विभिन्न भाषाहरूमा बोल्न सक्ने भन्दा जसले अगमवाणी गर्छ त्यो ठूलो हो। तर ती भाषाहरूको उल्था पनि गर्न सक्ने भए त्यो विभिन्न भाषाहरूमा बोल्ने पनि अगमवाणी गर्ने जतिकै हो। त्यसो हो भने उसले जे भन्छ त्यसबाट मण्डली पनि उपकृत हुन्छ।
- 6 दाज्यू-भाइ दिदी-बहिनीहरू, यदि म विभिन्न भाषाहरूमा बोल्दै तिमीहरूकहाँ आएँ भने त्यसले तिमीहरूलाई के फाइदा हुन्छ? हुँदै हुँदैन। यदि म तिमीहरूकहाँ कुनै नयाँ सत्य, अथवा केही ज्ञान अथवा केही अगमवाणी वा केही शिक्षा लिएर आएँ भने मात्र तिमीहरूलाई फायदा हुन्छ।
- 7 त्यो खाली निजीव चीजहरूबाट निकालेको आवाज जस्तो मात्र हुनेछ, बाँसुरी अथवा साराङ्गी। यदि संगीतको आवाज स्पष्ट छैन भने के गीत बाजाइँदैछ तिमीहरूले बुझ्ने छैनौं। गीत बुझ्नुको लागि प्रत्येक आवाज स्पष्ट हुनु पर्छ।
- 8 युद्धमा यदि तुरहीले स्पष्ट स्वर निकालेन भने युद्धको लागि को तयार हुनेछ?
- 9 तिमीहरूलाई पनि त्यस्तै हो। तिमीहरूको जिब्रोबाट शब्द प्रष्ट हुनुपर्छ। यदि तिमीले प्रष्टसित बोल्न सकेनौं भने तिमीले के भन्दैछौ कसैले बुझ्न सक्दैन। त्यो खाली तिमी हावासित बोलेको जस्तो मात्र हुनेछ।
- 10 त्यो सौचो हो, संसारमा धेरै किसिमका भाषाहरू छन् अनि ती सबै अर्थ हुन्छन्।
- 11 यसैकारण, यदि कसैले मलाई केही भनेको अर्थ मैले बुझिन भने म सझन्छु उसले विदेशी कुरा गर्दछ र उसले मलाई विदेशी सझन्छ।
- 12 तिमीहरूलाई पनि त्यस्तै हो। तिमीहरू पनि खूब आत्मिक वरदानको निम्ति इच्छा गर। यसैकारण जुन वरदानले मण्डली अझ दरिलो हुन्छ त्यही पाउने इच्छा गर।
- 13 यसकारण जसले विभिन्न भाषा बोल्ने वरदान पाएको छ उसले आफूले बोलेका कुराहरूको अनुवाद पनि गर्न सक्ने हुने प्रार्थना गरोस।
- 14 यदि म विभिन्न भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो मन त्यसमा संलग्न हुँदैन।
- 15 तब मैले के गर्नुपर्छ? म मेरो आत्माले प्रार्थना गर्नुछु र मेरो मनले पनि प्रार्थना गर्नुछु। मेरो आत्माले गाउँनेछ र मनले पनि गाउँनेछ।
- 16 तिमी तिम्रो आत्माले परमेश्वरको प्रशंसा गरौला तर साधारण मानिसले तिम्रो धन्यवादमा “आमिन” भन्न सक्दैन। किनभने तिमीले के भन्दैछौ उसले बुझ्न सक्दैन।
- 17 परमेश्वरलाई तिम्रो धन्यवाद असल भए पनि, तर त्यसले अरू मानिसलाई दरिलो बनिन सहायता गर्दैन।
- 18 म परमेश्वरलाई धन्यवाद दिँदछु कारण तिमीहरू सबैको भन्दा म विभिन्न भाषाहरू बोल्न सक्षम छु।
- 19 तर मण्डलीमा विभिन्न भाषाका हजारौं शब्दहरू भन्नु भन्दा म जुन भाषा बुझ्छु त्यसको पाँचवटा शब्द बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि अरूलाई सिकाउन सक्छु।
- 20 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! केटाकेटीहरूले जस्तो नसोच। नराप्ता कुराहरूमा बालकहरू जस्ता होऊ। तर आफ्नो विचारमा तिमीहरू परिपक्व मानिस बन।
- 21 व्यवस्थामा लेखिएको छ:

“विभिन्न भाषा बोल्ने मानिसहरू लिएर,
अनि विदेशीहरूके ओठ चलाएर,
म तिमीहरूसित बोल्छु।
तथापि तिमीहरूले मलाई सुन्दैनन्।”

यशैया 28:11-12

प्रभु त्यसै भन्नुहुन्छ।

- 22 यसैकारण विभिन्न भाषामा बोल्ने वरदान विश्वास नगर्ने मानिसहरूको प्रमाण हो, विश्वास गर्नेहरूको होइन। अनि अगमवाणी तिनीहरू निम्ति हो जसले विश्वास गर्छन्, विश्वास नगर्नेहरूलाई होइन।
- 23 मानिलेऊ, मण्डलीका सारा सदस्यहरू एक ठाउँमा भेला भएका छन् अनि तिमीहरू विभिन्न भाषाहरूमा बोल्छौ। यदि कतिपय मानिसहरू जसले बुझ्दैन अथवा त्यहाँ कतिपय विश्वास नगर्ने मानिसहरू सभामा आउँछन्। ती मानिसहरूले तिमीहरूलाई बोलाहा भन्ने छैनन्?

24 तर मानिलेऊ तिमीहरू सबै अगमवाणी बोल्दैछौ अनि कुनै विश्वास नगर्ने मानिस भित्र परन्छ वा कुनै अबुद्ध मानिस भित्र परन्छ। त्यस मानिसलाई उसको पाप देखाइन्छ, अनि तिमीहरू सबैले बोलेका कुराहरूबाट ऊ जँचिन्छ।
25 त्यस मानिसको हृदयका गुण कुराहरू प्रकट हुँदछ। तब त्यो मानिस झुक्नेछ अनि परमेश्वरको आराधना गर्नेछ। उसले भन्नेछ, “साँच्चै, परमेश्वर तिमीहरूसितै रहेछन्।”

तिप्रो सभाहरूले मण्डलीको मद्दत गरौ

26 यसकारण दाज्यू-भाइ दिदी-बहिनीहरू हो। तिमीहरूले के गर्नु पर्छ? जब तिमीहरू भेला हुन्छौ, कसैसित गीत हुन्छ, कसैसित शिक्षा हुन्छ, कसैसित परमेश्वरको नयाँ सत्य हुन्छ, फेरि अर्को एकजनासित विभिन्न भाषा बोल्ने हुन्छ अनि अर्को चाँहि त्यो भाषा व्याख्या गरिदिने हुन्छ। यी सब कुराको उद्देश्य मण्डलीलाई दरिलो बनाउनु हो।

27 जब तिमीहरू भेला हुँदछौ, यदि कुनै मानिसले खाली दुइजना होऊन अथवा तीनजना भन्दा वेशिले नबोलुन। तिनीहरू एक पछि अर्को पालैसित बोलुन। अनि अर्को मानिसले तिमीहरूले बोलेको भाषा अनुवाद गरिदिनु पर्छ।

28 तर यदि त्यहाँ कुनै अर्थ खोल्ने छैन भने त्यो विभिन्न भाषा बोल्ने मानिस मण्डलीको सभामा चुपचाप बसोस। त्यस मानिसले खाली आफैसित र परमेश्वरसित मात्र बोलुनु पर्छ।

29 अनि खाली दुइ वा तीनजना अगमवक्ताहरू मात्र बोलुनुपर्छ। अरूहरूले के भनिन्छ त्यो जाँचुनु पर्छ।

30 अनि बसिरहेको कुनै मानिसलाई परमेश्वरबाट सन्देश आयो भने बोल्दै गर्नु पहिलो मानिस रोकिनु पर्छ।

31 तिमीहरू सबैले एक पछि अर्कोले अगमवाणी दिन सक्छौ। त्यस प्रकारले सबै मानिसलाई सिकाउनु र उत्साहित तुल्याउनु सक्छौ।

32 अगमवक्ताहरूको आत्मा अगमवक्ताहरूकै अधीनमा हुन्छ।

33 किनभने परमेश्वर गोलमालको परमेश्वर हुनु हुन्न, तर शान्तिका परमेश्वर हुनु हुन्छ।

34 मण्डलीको सभामा स्त्रीहरू चुपचाप बसु पर्छ। परमेश्वरका मानिसहरूको सबै मण्डलीहरूमा यस्तै हुनुपर्छ। स्त्रीहरूलाई बोल्ने अनुमति छैन। तिनीहरू अधीनमा रहनुपर्छ, जस्तो मोशाको नियमले पनि भन्छ।

35 यदि स्त्रीहरूले कुनै कुरो जान्न चाहे तिनीहरूले आ-आफ्नो पतिहरूलाई घरमा सोध्नु पर्छ। मण्डलीको सभामा बोलुनु स्त्रीहरूको निम्ति शर्मको कुरो हो।

36 के परमेश्वरको शिक्षा तिमीहरूबाट आएको हो? होइन। कि त्यो शिक्षा पाउने तिमीहरू मात्र हो? होइनौ।

37 यदि कसैले आफु अगमवक्ता हुँ अथवा आत्मिक वरदान पाउने हुँ भन्ने सम्झन्छ भने त्यस मानिसले बुझोस कि मैले तिमीहरूलाई जे लेख्दैछु त्यो प्रभुको आज्ञा हो।

38 यदि त्यस मानिसले यो जान्दैन भने उसले परमेश्वरलाई जान्दैन।

39 यसैकारण मेरा प्रिय दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरूले अगमवाणी गर्ने साँचो चाहना गर। अनि विभिन्न भाषाहरूमा बोलुनु नछोड।

40 तर प्रत्येक कुरो राम्रो र व्यवस्थित ढङ्गले गरिनु पर्छ।

15

ख्रीष्टको बारेमा सुसमाचार

1 अब दाज्यू-भाइ, दिदी-बहिनीहरू, मैले तिमीहरूलाई जुन सुसमाचार भने त्यसको सम्झना गराउन चाहन्छु। तिमीहरूले त्यो सुसमाचार पायो र तिमीहरू त्यसमा दरिलो बनिएका छौ।

2 सुसमाचारको कारणले तिमीहरू बचाइयो। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो।

3 मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छ:

4 कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ;

5 अनि पद्मसकहाँ र पछि बाह्र जना प्रेरितहरूलाई एउटै समयमा ख्रीष्ट देखा पर्नुभयो।

6 त्यसपछि पावँ सय भन्दा बेशी भाइहरूकहाँ ख्रीष्ट एकैचोटि देखा पर्नु भयो। कतिपय दाज्यू-भाइहरू आज सम्म जीवित छन् त कोही मरिसके।

7 अनि ख्रीष्ट याकुबकहाँ देखा पर्नुभयो र केही पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो।

8 सबैभन्दा पछि ख्रीष्ट मकहाँ देखा पर्नु भयो। म स्वभाविक समय भन्दा पहिल्यै जन्मेको बालक जस्तो थिएँ।

9 जम्मै प्रेरितहरू मभन्दा ठूला छन् किनभने मैले परमेश्वरको मण्डलीको खेदो गरेँ। त्यसैले म चेला कहलाइनु पनि लायकको छैन।

10 तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरे। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो।

11 यसर्थ मैले प्रचार गरेको अरू प्रेरितहरूले तिमीहरूलाई प्रचार गरेको यो कुनै महत्वपूर्ण कुरो होइन। तर हामी त्यही प्रचार गर्दछौँ, जुन तिमीहरूले विश्वास गरेकाछौ।

हामी मृत्युबाट बौराइन्छौँ

12 ख्रीष्ट मृत्युबाट बौरी उठ्नु भयो भन्ने प्रचार गरिन्छ। तब तिमीहरूमा कति जनाले किन भन्छन् कि पुनस्तथान भएको छैन?

13 यदि मानिसहरू मृत्युबाट कहिल्यै पुनस्तथान हुँदैनन् भने, ख्रीष्ट पनि मृत्युबाट बौरिनु भएको थिएन।

14 यदि ख्रीष्ट नबौरिनु भएको भए, हाम्रो प्रचार व्यर्थ छ। अनि तिमीहरूको विश्वास व्यर्थ हुन्छ।

15 अनि ख्रीष्टलाई परमेश्वरले बौराई उठाउनु भएको थियो भने प्रचारको लागि परमेश्वर समझ हामी दोषी बनिनेछौ। किनभने यदि मृत्युबाट पुनस्तथान थिएन भने तब परमेश्वरले येशूलाई कदापि बौराउनु भएन।

16 यदि मानिस मृत्युबाट बौराइनु सकिदैन भने ख्रीष्ट पनि मृत्युबाट बौराइनु भएन।

17 अनि यदि ख्रीष्ट मृत्युबाट बौरिनु भएको थिएन। भने तिमीहरूको विश्वास व्यर्थ हो, तिमीहरू अझै आफ्नो पापको दोषी छौ।

18 अनि ती ख्रीष्टमा मनैहरू पनि नष्ट भए।

19 यदि ख्रीष्टमा हाम्रो आशा संसारमा यसै जुनिको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुःखी छौ।

20 तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ।

21 एउटा मानिसको कारणले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो।

- 22 आदममा जम्मै मानिसहरूः मेरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइन्छौं।
 23 तर हरेक मानिसलाई उचित क्रमले जीवनमा बौराइन्छ। बौरिनेहरूमा ख्रीष्ट प्रथम हुनुहुथ्यो। त्यसपछि जब ख्रीष्ट आउनु हुन्छ, ख्रीष्टमा हुने सबै मानिसहरूलाई फेरि बौराइन्छ।
 24 अनि तब अन्त आउनेछ। ख्रीष्टले जम्मै शासकहरूलाई, अधिकारीहरूलाई र शक्तिलाई नष्ट पार्नु हुनेछ। तब उहाँले पिता परमेश्वरको हातमा राज्य सम्पुन हुन्छ।
 25 जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले नै शासन चलाउनु पर्छ।
 26 नष्ट गरिनु पर्ने शत्रुहरूमा मृत्यु अन्तिम हुनेछ।
 27 जस्तो धर्मशास्त्रमा छन। भनिन्छ, “परमेश्वरले प्रत्येक थोक उहाँको अधीनमा गर्नुभयो।”^{*} जब धर्मशास्त्रमा भनिन्छ कि “प्रत्येक” बस्तु उहाँको अधीनमा गराइयो स्पष्ट अर्थ लख्छ कि परमेश्वरलाई यसमा सम्मिलित गराइएन। उहाँ परमेश्वर नै हुनुहुन्छ जसले सबै थोक अधीनमा राख्नु भयो।
 28 जब प्रत्येक थोक ख्रीष्टको अधीनमा राखिनु भयो। परमेश्वरनै एक हुनु हुन्छ जसले सबै कुरा ख्रीष्टको अधीनमा राख्नु भयो। ख्रीष्ट तब पुत्र आफै पनि परमेश्वरको अधीनमा राखियो। परमेश्वरको अधीनमा राखिएको छ, तब परमेश्वर सबै कुराको पूर्ण शासक हुनु हुन्छ।
 29 एक पल्ट मारिसकेका मानिसहरूलाई बौराइँदैन भने मेरेकाहरूका निम्ति बलिस्मा लिनहरूले के गर्छन्? यदि मेरेकाहरू फेरि बौरिँदैन भने तिनीहरूको निम्ति बलिस्मा किन लिइन्छ?
 30 अनि हाम्रो चोँहि के हुन्छ त? हामी आफूले आफूलाई किन प्रत्येक घण्टा आपतमा पाउँछौं?
 31 म हरेक दिन गर्छु। यो साँचो हो, मेरा भाइहरू हो। यो त्यही प्रकारले साँचो हो जति ख्रीष्ट येशू हाम्रा प्रभुमा तिमीहरू भएकोमा म गर्व गर्दछु।
 32 यदि खाली मानवताको कारणले मैले एफिससमा जडुगली जानवसित लडाइँ गर्नु भने मैले के लाभ पाउँ। यदि मानिसहरूलाई मृत्युबाट बौराइँदैन भने “खाउँ, पिऊँ किनकि भोली हामी मर्छौं।”^{*}
 33 भ्रममा नपरः “खराब संगतले असल बानी नष्ट गर्छ।”
 34 उचित विचारमा आऊ र पाप गर्न छोड। तिमीहरूमा कतिले परमेश्वरलाई जान्दैनौ। तिमीहरूलाई शरमा पार्नु म यसो भन्छु।

हाम्रो कस्तो किसिमको शरीर हुनेछ?

- 35 तर कसैले सोध्न सक्छन् “मेरेकाहरू कसरी बौरिन्छन्? तिनीहरूको शरीर कस्तो हुन्छ?”
 36 यी सबै मूर्ख प्रश्नहरू हुन्। जब तिमी केही रोफ्छौ, भने बाँच्न र बढ्न अधि त्यो बीऊ माटोमा मर्छ।
 37 जब तिमीले केही रोफ्छौ त्यसको त्यही “रूप” हुँदैन, जस्तो पछि हुन्छ। जब तिमीले छरेका थियो त्यो वीऊ मात्र थियो चाहे गर्हुँ होस् अथवा अन्य कुनै। तर परमेश्वरले जे योजना गर्नु भएको छ त्यसले त्यही शरीर पाउँछ।
 38 परमेश्वरले प्रत्येक बिऊलाई उसको शरीर दिनुहुन्छ।
 39 सबै शरीरको मासु एकै हुँदैनः मानिसहरूको मासु एक प्रकारको हुन्छ, औ पशुहरूको मासु अर्को प्रकारको हुन्छ, पंछीहरूको भिन्दै हुन्छ, अनि माछाहरूको अर्कै प्रकारको मासु हुन्छ।
 40 स्वर्गीय शरीरहरू र पार्थिव शरीरहरू छन्। तर स्वर्गीय शरीरहरूको शोभा एक किसिमको हुन्छ। पार्थिव शरीरहरूको शोभा भिन्दै किसिमको हुन्छ।
 41 सूर्यको एक प्रकारको सुन्दरता छ, चन्द्रमाको अर्को किसिमको सुन्दरता छ र ताराहरूको अर्कै प्रकारको सुन्दरता छ अनि हरेक तारा आफ्नो सुन्दरतामा भिन्न छ।
 42 जीवित तुल्याइएका मृतहरूको पनि त्यस्तै हुन्छ। “रोपिएको” शरीर कुहुने हुन्छ। तर जब त्यस शरीरलाई जीवित तुल्याइन्छ त्यो नष्ट हुँदैन।
 43 अनादरमा त्यो “गाडिन्छ,” महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो “गाडिन्छ,” शक्तिमा त्यो जीवित हुन्छ।
 44 शरीर जुन “रोपिन्छ” त्यो भौतिक शरीर हो। जब त्यसलाई बौराइन्छ त्यो आत्मिक शरीर हुन्छ।
 भौतिक शरीर छ र त्यहाँ आत्मिक शरीर पनि छ।
 45 धर्मशास्त्रमा जस्तो लेखिएको छः “प्रथम मानिस एउटा जीवित थोक भयो। तर अन्तिम आदम आत्मा भयो जसले जीवन दिन्छ।”^{*}
 46 आत्मिक मानिस पहिले आएन। भौतिक मानिस पहिले आयो। तब त्यसपछि आत्मिक मानिस आयो।
 47 पहिलो मानिस पृथ्वीको धूलोबाट आयो। दोस्रो मानिस स्वर्गबाट आयो।
 48 मानिसहरू पृथ्वीका हुन्। तिनीहरू पृथ्वीको पहिलो मानिस जस्तो हुन्। तर ती मानिस जो स्वर्गका हुन् ती स्वर्गको मानिस जस्तै हुन्।
 49 जसरी हामीहरू पृथ्वीका मानिस जस्तै बनाइयौं त्यसैले हामी स्वर्गका त्यो मानिस बनिनुको पनि बदली गराइन्छौं।
 50 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई यो भन्छुः भौतिक शरीरले परमेश्वरको राज्यमा भाग लिन पाउँदैन। जुन कुरो त्यो कुनै अविनाश कुरोमा भागलिन सक्नेन।
 51 तर सून, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ।
 52 यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिमके जतिकै छिटो हामी बदल्नेछौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मेरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बदली हुनेछौं।
 53 यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिने पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिने पर्छ।
 54 यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिन्छः

“मृत्यु विजयमा निलिएको छ।”

यशैया 25:8

55 “हे मृत्यु! तेरो विजय कहाँ छ?

चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?”

होरो 13:14

56 मृत्युको विषदन्त नै पाप हो, अनि पापको शक्ति नियम हो।

57 तर हामी परमेश्वरलाई धन्यवाद दिदछौं। उहाँले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनु हुन्छ।

* 15:27: भजनसंग्रह 8:6 बाट उद्धृत गरिएको।

* 15:32: यशैया 22:13; 56:12 बाट उद्धृत गरिएको।

* 15:45: उत्पत्ति 2:7 बाट उद्धृत गरिएको।

58 यसैकारण मेरा प्रिय दाज्यू-भाई दिदी-बहिनीहरू हो, दरिलोसित खडा हो। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सधैं आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जानेछैन।

16

अरू विश्वासीहरूको लागि संग्रह

1 अब परमेश्वरका मानिसहरूको लागि अर्थ संग्रह बारेमा म लेख्छु। मैले गलातियाका मण्डलीहरूलाई जसो गर्नु भनेको छु तिमीहरूले पनि उसै गर्नु।

2 प्रत्येक साताको पहिलो दिनमा तिमीहरू प्रत्येकले आफूले कमाएकोबाट जति पैसा सक्यौ बचाउनु। तिमीहरूले त्यो पैसा विशेष ठाउँमा राख्नु र त्यही रहोस्। यसर्थ जब म आउँछु पैसा संग्रह गर्ने आवश्यक हुँदैन।

3 जब म आउँछु म कसैलाई तिमीहरूको दान यरूशलेम लैजान पठाउँछु। ती मानिसहरू तिमीहरू सबैले पठाउनु खोजेकै मानिस हुनेछ। म तिमीहरूलाई परिचय-पत्रहरू सहित पठाउनेछु।

4 अनि यदि उचित ठहरिए, तिनीहरू मसँगै जानेछन्।

पावलको योजना

5 म्यासिडोनिया भएर जाँदा तिमीहरूकहाँ आउने मेरो योजना छ। किनभने म्यासिडोनिया भएर मेरो यात्रा गर्न इच्छा छ।

6 यदि सम्भव हुन सके, केही दिन म तिमीहरूसित बस्छु। म हिउँद भरि पनि तिमीहरूसित बस्न सक्छु। तब जहाँ-जहाँ म जान्छु तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक्यौ।

7 तिमीहरूलाई भेट्न म यात्री जस्तो आउन चाहँदैन। यदि प्रभुको अनुमति भए, मेरो तिमीहरूसँग लामो समय सम्म बस्ने इच्छा छ।

8 तर म एफिससमा पेन्तिकोस सम्म बस्नेछु।

9 किनभने त्यहाँ प्रभावपूर्ण कार्यको एउटा विशाल मौका हात लाग्नेवाला छ। अनि धेरैजना त्यस कार्यको विरोधमा पनि काम गर्दछन्।

10 तिमोथी तिमीहरूकहाँ आउन सक्लान्। तिमीहरूसित त्यँहा बस्दा उसलाई केही आराम अनुभव होस्। तिनी पनि मैले गरे जस्तै प्रभुको काममा व्यस्त छन्।

11 यसकारण तिमोथीलाई स्वीकार गर्नु तिमीहरू कसैले आनाकानी गर्ने छैनौ। उनलाई शान्तिसित यात्रा गर्न सघाउनु जसमा कि उनी मकहाँ आउन सक्नुन्। उनी भाइहरूका साथमा आउन भनी म आपेक्षा गरिरहेछु।

12 अब हाम्रा भाइ अपोल्लोसको बारेमा: मैले उनलाई अरू भाइहरूसित तिमीहरूकहाँ जान उत्साहित पारेकोछु। अहिले उनी आउने कुरामा पक्का छन्। तर मौका पाए भने उनी तिमीहरूकहाँ आउनेछन्।

पावल आफ्नो पत्र टुंग्याउँछन्

13 सावधान बस। विश्वासमा दरिलो बन्दै बस। साहसी हो र दृढ बन।

14 हरेक कुरो प्रेमपूर्वक गर।

15 तिमीहरू जान्दछौ स्तिफनस र उनको परिवार अखेरामा पहिलो विश्वासीहरू थिए। तिमीहरूले आफूलाई परमेश्वरका मानिसहरूको सेवामा अर्पिकाछन्। प्रिय दाज्यू-भाई दिदी-बहिनीहरू हो! म तिमीहरूलाई उपदेश दिन्छु कि

16 यस्तै मानिसहरूको र उनीहरूसित काम गर्ने र सेवा गर्ने कुनै पनि अरू मानिसको अगुवाइमा हिंड।

17 स्तिफनस, फोर्टुनाटस, र अखाइकस आफूकामा म हर्षित छु। तिमीहरू यहाँ छैनौ तर तिनीहरू तिमीहरूका ठाउँमा छन्।

18 तिनीहरूले मेरो आत्मालाई र तिनीहरूको आत्मालाई विश्राम दिएकाछन्। यस्ता मानिसहरूको मूल्य तिमीहरूले चिन्नु पर्छ।

19 एशियाका मण्डलीहरूले तिमीहरूलाई शुभेच्छा पठाउँछन्। अक्वीला र प्रिस्क्लिलाले पनि प्रभुमा तिमीहरूलाई शुभेच्छा पठाउँछन्। तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई शुभेच्छा पठाउँछन्।

20 यस ठाँउका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूले तिमीहरूलाई शुभेच्छा जनाएकाछन्। जब तिमीहरू भेट्छौ एक-अर्कामा पवित्र चुम्बन देऊ।

21 म पावल हुँ र मेरो शुभेच्छा म आफ्नै हातले लेख्दछु।

22 जसले परमेश्वरलाई प्रेम गर्दैन, ऊ श्रापित होस्। हे प्रभु, आउनु होस्!*

23 प्रभु येशुको अनुग्रह तिमीहरूसित रहोस्।

24 ख्रीष्ट येशुमा हुने तिमीहरू सबै प्रति मेरो प्रेम!

* 16:22: हे प्रभु, आउनुहोस्! अरामेइक भाषाको "मारानाथा" को अनुवाद।

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र

1 ख्रीष्ट येशुको एकजना प्रेरित पावलबाट। परमेश्वरले इच्छा गरे अनुसार मलाई एक प्रेरित रोज्नु भयो। हाम्रा ख्रीष्टमा भाइ तिमोथिबाट पनि कोरिन्थीमा बसे परमेश्वरको मण्डलीलाई र सारा अर्बुदा देशमा बसे परमेश्वरका मानिसहरूलाई प्रणामः

2 हाम्रा पिता परमेश्वर र प्रभु येशु ख्रीष्टबाट अनुग्रह र शान्ति।

पावल परमेश्वरलाई धन्यवाद चढाउँछन्

3 परमेश्वर र हाम्रा प्रभु येशु ख्रीष्टका पितालाई धन्यवाद। परमेश्वर पिता हुनुहुन्छ, जो दयालय हुनु हुन्छ। उहाँ पूर्ण सुखमय परमेश्वर हुनुहुन्छ।

4 जहिले-जहिले हामीलाई दुःख आइ पर्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि अरूलाई दुःख परेको बेला सान्त्वना दिन सकौं।

हामी उनीहरूलाई त्यही सान्त्वना दिन सक्छौं जुन परमेश्वरले हामीलाई दिनुभयो।

5 ख्रीष्टका धेरै कष्टहरूमा हामी सहभागी बन्छौं, त्यसरी नै, ख्रीष्टबाट हामीले धेरै सान्त्वना पाउँछौं।

6 यदि हामीले कष्टहरू पायौं भने त्यो तपाईंको सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाए त्यो तिमीहरूका निम्ति हो। त्यसले तिमीहरूलाई हामीहरूमा झै धैर्यसित कष्ट सहन सहायता दिन्छ।

7 तिमीहरूमाथि हाम्रो दरिलो आशा छ। हामी जान्दछौं तिमीहरू हाम्रा कष्टहरूमा भागीदार हो। त्यसैले हामी जान्दछौं कि हाम्रा सान्त्वनामा पनि तिमीहरू भागीदार बनेछौं।

8 दाय्यु-भाइ र दिदी-बहिनीहरू हो। एशिया प्रदेशमा हामीले भोगेका कष्टहरूको बारेमा पनि तिमीहरूले जानिराख्नु भन्ने हामी चाहन्छौं। त्यहाँ हामी ठूलो कष्टमा थियौं। हाम्रा सहने शक्ति भन्दा कष्ट धेरै थियो। हामीले त बाँच्ने आशा पनि छोडिसकेका थियौं।

9 हामीले साँच्चै सोच्यौं की हामी निश्चय मर्ने छौं, यो यस्तो भयो की हामीले आफूमा भन्दा परमेश्वरमा विश्वास गर्नु पर्छ। परमेश्वरले मानिसहरूलाई मृत्युबाट बर्खास्त गर्नु हुन्छ।

10 परमेश्वरले हामीलाई मृत्युको आपदबाट बचाउनु भयो। अनि परमेश्वरले हामीलाई सदा सर्वदा रक्षा गर्नु हुन्छ। हामीले उहाँमा आशा गर्दै ताकि उहाँले हामीलाई बचाई राख्नु हुनेछ।

11 अनि तिमीहरूले आफ्ना प्रार्थनाद्वारा हामीलाई सहायता गर्न सक्नेछौं। धेरै मानिसहरूले हाम्रो निम्ति परमेश्वरलाई धन्यवाद दिनेछन् किनभने तिमीहरूको प्रशस्त प्रार्थनाले गर्दा परमेश्वरले हामीलाई आशीर्वाद दिनु भयो।

पावलको योजनामा परिवर्तन

12 यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँच्चो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र श्रद्धा हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन।

13 हामी तिमीहरूलाई तिमि कुराहरू मात्र लेख्छौं जुन तिमीहरूले सम्पूर्ण रूपले पढ्न र बुझ्न सक्छौं। अनि म आशा गर्छु तिमीहरूले पुरै बुझ्नेछौं।

14 तिमीहरूले हाम्रो विषयमा केही कुराहरू बुझिसकेकाछौं। त्यो दिन जब हाम्रा प्रभु येशु ख्रीष्ट आउनु हुनेछ, म आशा गर्छु तिमीहरूले बुझ्नेछौं, जब हामी तिमीहरू प्रति गर्व गरे झैं तिमीहरू पनि गर्वावित हुनेछौं।

15 म यी कुराहरूमा ढक्क थिएँ। त्यसैले मैले पहिले तिमीहरूकहाँ आउने योजना बनाएँ। तब तिमीहरूले दूर पल्ट आशीर्वाद पाउने थियौं।

16 म्यासिडोनिया जाँदा मैले तिमीहरूलाई भेट्न सोचेको थिएँ। अझ फर्कदा पनि तिमीहरूलाई भेट्ने योजना थियो। मैले आफ्नो यहूदीया यात्रामा तिमीहरूबाट सहायता लिन सोचेको थिएँ।

17 के तिमीहरू मैले गहिरो विचार नगरी यी योजनाहरू बनाएको सोच्छौं? अथवा तिमीहरू सम्झौला कि म संसारिक मानिस झैं योजना बनाउँछु अनि एकै चोटी “हो, हो” अनि “होइन, होइन” भन्छु।

18 तर यदि तिमीहरू परमेश्वरमाथि विश्वास गर्न सक्छौं भने, तब हामी तिमीहरूलाई जे भन्छौं त्यो कहिल्यै पनि “हो” र “होइन” दुवै हुँदैन।

19 परमेश्वरको पुत्र येशु ख्रीष्ट जसको बारेमा सिल्भानस, तिमोथी र मैले तिमीहरू माझ गरेको प्रचारमा दुवै “हो” र “होइन” थिएन। ख्रीष्टमा यो सँधै “हो” हो।

20 परमेश्वरका जम्मे प्रतिज्ञाहरू ख्रीष्टमा यो सँधै “हो” हुन्छ। अनि यस सच्चाइले हामी ख्रीष्टद्वारा परमेश्वरको गौरवमा “आमिन” भन्छौं।

21 अनि एक मात्र परमेश्वर हुनु हुन्छ जसले हामीलाई र तिमीहरूलाई ख्रीष्टमा दरिलो बनाउँनु हुन्छ। परमेश्वरले हामीलाई विशेष रूपले आशिष दिनु भएकोछ।

22 हामी उहाँकै हौं भन्ने प्रमाण गर्न, उहाँले हामीमा छाप लगाउनु भएकोछ। उहाँको प्रतिज्ञाको पक्का प्रमाण स्वरूप हाम्रो हृदयमा उहाँको आत्मा दिनुभएकोछ।

23 म तिमीहरूलाई यो भन्छु अनि यो साँचो हो भनी प्रमाण गर्न म परमेश्वरलाई साक्षी बसिदिनु होस् भन्छु। म कोरिन्थमा फर्केर नआएको कारण यही थियो कि म तिमीहरूलाई शास्त्रि दिन वा तिमीहरूको चिन्त दुखाउनु चाहन्थे।

24 मैले यो भन्न खोजेको होइन कि हामी तिमीहरूको विश्वासमाथि नियन्त्रण राख्नु चाहन्छौं। तिमीहरू विश्वासमा दृढ छौं। तर तिमीहरूकै आनन्दको लागि हामी तिमीहरूसित काम गर्नेछौं।

2

1 यसैले, मैले निश्चय गरे कि मेरो अर्को भ्रमणले तिमीहरू दुःखी हुनु पर्दैन।

2 मैले तिमीहरूलाई दुःखित बनाएँ भने कसले मलाई खुशीयाली दिन्छ? केवल तिमीहरूले मात्र मलाई खुशी पार्न सक्छौ जसलाई मैले दुःखित बनाएँ।

3 यही कारणले मैले तिमीहरूलाई पत्र लेखेँ जब म भ्रमणमा आएँ जसले मलाई खुशी बनाउँछन् तिमीहरूबाट म दुःखी हुनु पर्दैन। तिमीहरूको विषयमा बेफिक्री छ। म पक्का विश्वासमा छु कि तिमीहरू मेरो प्रसन्नतालाई आफ्नो प्रसन्न समझ्नुछौं।

4 अधि जब मैले लेखें मेरो मन खुबै विचलित र दुखित थियो। मैले त्यो चिष्टी आफ्नो आँसुले लेखेको थिएँ मैले तिमीहरूलाई दुखित तुल्याउनु लेखेको थिइनँ। तिमीहरू प्रति मेरो मायाको गहिराई बुझाउन लेखेको थिएँ।

भूल गर्नालाई क्षमा देऊ

5 तिमीहरूलाई मण्डलीमा कसैले दुखित पार्यो। उसले मलाई दुखित बनाएन तर तिमीहरू सबैलाई केही मात्रमा दुःखी बनायो, वास्तवमा त्यो जति छ म त्यसलाई अझ बढाउन चाहँदिएँ।

6 तिमीहरूका मण्डलीबाट धेरैले उसलाई जो दुःख दिए उसको लागि मनगरो छ।

7 तर अब यो अझ असल हो कि तिमीहरूले उसलाई क्षमा दिनु पर्छ उसलाई सान्तवना दिनु पर्छ। त्यसले उसलाई अति नै दुःख र एकदमै हेरस खानुबाट जोगाउँछ।

8 यसकारण म विन्ती गर्छु कि तिमीले उसलाई तिप्रो प्रेम देखाऊ।

9 यसैले मैले तिमीहरूलाई यो लेखेको हुँ। हेरक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने जाँचन र हेर्न म चाहन्थे।

10 कसैलाई तिमीले क्षमा दियो भने, म पनि त्यस मानिसलाई क्षमा दिन्छु। अनि मैले जे क्षमा दिएको छु-ममा क्षमा दिने केही भए-मैले त्यो ख्रीष्टको उपस्थितिमा तिप्रोलागि दिएँ।

11 शैतानले हामीबाट केही नखोसोस भनेर मैले त्योसो गरेको हुँ। शैतानको के-के योजनाहरू छन् त्यो हामी राम्ररी जान्दछौं।

परमेश्वरले हामीहरूलाई समस्याहरूमा बिजय दिनुहुन्छ

12 ख्रीष्टको सुसमाचार प्रचार गर्न म त्रोआसमा गएँ, प्रभुले मलाई उहाँको सेवा गर्ने राम्रो मौका दिनु भएको थियो।

13 तर मैले मनमा शान्ति पाइने, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेटाईने। त्यसैले मैले विदा लिएँ र म्यासिडोनिया तर्फ लागें।

14 तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई सँधै ख्रीष्टद्वारा विजयतर्फ डोर्याउनु हुन्छ। परमेश्वरले हामीलाई उहाँको ज्ञान सुगन्धित वासना जस्तो चारैतिर फिजाउन प्रयोग गर्नुहुन्छ।

15 परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैनन् अनि ती जो नष्ट गरिँदैनन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं।

16 मानिसहरू जो नष्ट गराइँदैनन् तिनीहरूको लागि हामी मृत्युको गन्ध हौं जसले मृत्यु ल्याउँछ। तर बचाइनेहरूलाई हामी जीवनका गन्ध हौं जसले जीवन ल्याउँदछ। यसकारण यस कार्यको निम्ति को योग्य छ?

17 हामी लाभको निम्ति परमेश्वरका वचन बेच्यौं जस्तो धेरै अरुहरूले गर्छन्। होइन! तर ख्रीष्टमा हामी परमेश्वरको अधि सत्य बोल्दछौं। हामी परमेश्वरबाट पठाइएका मानिसहरू हँ भोल्दछौं।

3

परमेश्वरका सेवकहरूको नयाँ करार

1 फेरि के हामी हाम्रो विषयमा गर्व गर्छौं? अरुहरू जस्तै तिमीहरूलाई वा तिमीहरूबाट परिचय-पत्रको खाँचो पर्छ?

2 तिमीहरू नै हाम्रो परिचय पत्र हो। त्यो परिचय पत्र हाम्रो हृदयमा लेखिएको छ। त्यो सबैले जानेका र पढेका छन्।

3 यो देखाऊ कि तिमीहरू ख्रीष्टद्वारा हामी मार्फत पठाइएका परिचय पत्र हो। त्यो पत्र मसीले लेखिएको छैन तर शाश्वत परमेश्वरको आत्मा लेखिएको छ। त्यो ढुङ्गाका पाटीहरूमा* लेखिएको छैन त्यो मानव हृदयहरूमा लेखिएको छ।

4 हामी यसरी कुरा गर्न सक्छौं किनभने ख्रीष्ट मार्फत परमेश्वरको अधि हामी ढुक्क छौं।

5 हामी भन्दैनौं कि कुनै पनि काम आफै राम्रो गर्न सक्छौं। परमेश्वर नै शक्तिको श्रोत हुनुहुन्छ, जे हामी गर्छौं त्यो गर्न योग्य बनाउनु हुन्छ।

6 (परमेश्वरबाट उहाँका मानिसलाई दिइएको) नयाँ करारको सेवक बन्न परमेश्वरले हामीलाई योग्य बनाउनु भएको छ। यो नयाँ करार लिखित नियम होइन। यो आत्माको हो। लिखित करारले मृत्यु ल्याउँछ, तर पवित्र आत्माले जीवन दिन्छ।

नयाँ वाचाले बढी महिमा ल्याउँछ

7 मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए। अनि यो परमेश्वरको महिमासँग आयो। मोशाको अनुहार यति उज्वलो भयो कि इस्त्राएलका मानिसहरूले उनको अनुहार हेर्न सकेनन्। त्यो महिमा पछि लुप्त भयो।

8 पवित्र आत्माको सेवा कसरी अझ बढी महिमामय होला?

9 मेरो भनाइको अर्थ हो: व्यवस्थाले मानिसहरूलाई पापको दोष निर्णय गर्यो तर यसले महिमा लियो। त्यसैले जुन सेवालले मानिसहरूलाई धार्मिक बनाउँछ त्यसको अझै बढी महिमा हुँदछ।

10 त्यस प्राचीन सेवाको महिमा अझ बढी थियो। तर जब नयाँ सेवाको महान महिमासँग त्यसलाई दाँजीन्छ, त्यो सेवाको महिमा हराउँछ।

11 त्यो सेवा जुन लुप्त भयो त्यो महिमासँग आएको भए, तब यो सेवा जो सदा-सर्वदा रहनेछ त्यसको अझ विशाल महिमा हुने थियो।

12 हामीसित यो आशा छ, यसैले हामी खुबै साहसी छौं।

13 हामी मोशा जस्ता छैनौं। उनले आफ्ना अनुहारमा घुम्टो हालेका थिए। इस्त्राएलका मानिसहरूबाट अनुहार लुकाउनु मोशाले आफ्नो अनुहार छोपेका थिए। महिमा अल्पिदेथ्यो अनि मोशा चाहँदैन थिए कि तिनीहरूले त्यसको अनन्य देख्नु।

14 तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझ्न सक्दैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढ्छन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ।

15 तर आज सम्म पनि जब ती मानिसहरू मोशाको व्यवस्था पढ्छन्, तिनीहरूका मनमा घुम्टो लागेको हुन्छ।

16 तर जब कुनै मानिस बदलन्छ र प्रभुलाई पछ्याउँछ, त्यो घुम्टो हटाइन्छ।

17 प्रभु, आत्मा हुनु हुन्छ। अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ।

18 हाम्रो अनुहार ढाकिएको छैन। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदछौं। यस परिवर्तनले हामीमा झन-झन महिमा ल्याउँछ।

4

माटाको भाँडामा आत्मिक धन

* 3:3: ढुङ्गाका पाटीहरू अर्थात् परमेश्वरले मोशालाई दिएका करारहरू ढुङ्गाका पाटीमा लेखिएका थिए। पद 7 मा पनि उल्लेख छ। हेनुहोस् प्रस्थान 24:12; 25:16

- 1 परमेश्वरले, आफ्नो दयाले हामीलाई यो काम गर्न दिनु भएकोछ, यसकारण हामी यो काम छोड्दैनौं।
- 2 तर हामीले गुन र लज्जाजनक तरिका त्यागेका छौं। हामी छल कपट प्रयोग गर्दैनौं र परमेश्वरको शिक्षा परिवर्तन गर्दैनौं। अहं! ठ्यामै गर्दैनौं। हामी सत्य र सजिलोसित बुझाउँछौं। हामी को हो भन्ने कुरो मानिसहरूलाई हामी यसरी नै देखाउँछौं। अनि हामी अनि परमेश्वर समक्ष हामी कस्तो मानिस हौं त्यो पनि उनीहरूले आफ्नो हृदयमा जान्न सक्छन्।
- 3 हामीले प्रचार गरेको सुसमाचार लुकेको होला तर यो तिनीहरूकै लागि लुकेको हो जो अलमलिएका छन्।
- 4 यस संसारको शासनकर्ता जसले विश्वास गर्दैनन् ती मानिसहरूको मन अन्धा बनाइदिएका छ। यसर्थ तिनीहरूले ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्दैनन्। ख्रीष्ट नै एक हुनुहुन्छ जो एकदमै परमेश्वर जस्तै हुनुहुन्छ।
- 5 हामी आफ्नो बारेमा प्रचार गर्दैनौं। तर हामी येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने सत्य कुरा प्रचार गर्छौं। अनि हामी प्रचार गर्छौं कि येशूको निम्ति हामी तिमीहरूका सेवक हौं।
- 6 परमेश्वरले एक पल्ट भन्नु भएको थियो, “अन्धकारबाट ज्योति चम्किने छ!” अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनु भयो।
- 7 परमेश्वरले हामीलाई यो धन दिनुभयो। तर हामी यस्तो धन राख्न माटाका भाँडाहरू जस्ता मात्र छौं। यसले बुझाउँछ कि यो महान शक्ति परमेश्वरबाट हो, हामीबाट होइन।
- 8 हामी दुःखे दुःखले घेरिएका छौं, तर हामी किचिएका छैनौं। किहले काँही हामी अलमलमा पर्छौं र के गुनं पर्न जान्दैनौं, तर हामी त्याग्दैनौं।
- 9 हामी सताइरहेका छौं तर परमेश्वरले हामीलाई छोड्नु हुन्न। कहिले कहीं हाम्रो चित्त दुखाइन्छ तर हामी नष्ट गरिएका छैनौं।
- 10 येशूको मृत्यु हाम्रै शरीरमा छ। हामी यो प्रत्येक ठाउँ मृत्यु लिई हिंड्छौं जसमा कि येशूको जीवन हाम्रा शरीरमा पनि देख्न सकियोस।
- 11 हामी जीवित छौं तर येशूको निम्ति हामी सधैं मृत्युको खतरामा छौं। हामीमा यस्तै हुन्छ जसमा कि हाम्रो मरणशील शरीरमा येशूको जीवन पनि झल्कन सकोस।
- 12 यसैले मृत्युले हामीमा काम गर्दछ, अनि जीवनले तिमीहरूमा काम गर्दछ।
- 13 धर्मशास्त्रमा यो लेखिएको छ, “मैले विश्वास गरे, यसकारण म बोले।” हाम्रो विश्वास पनि त्यस्तै नै छ। हामी विश्वास गर्छौं र हामी बोल्छौं।
- 14 परमेश्वरले प्रभु येशूलाई मृत्युबाट जीवन दिनुभयो। अनि हामी जान्दछौं परमेश्वरले हामीलाई पनि येशूसित बोराउनु हुन्छ। परमेश्वरले हामीलाई तिमीहरूसितै ल्याउनु हुनेछ अनि हामी उनका अधि उभिनै छौं।
- 15 यी सबै कुराहरू तिमीहरूका निम्ति हो ताकि परमेश्वरको महिमा धेरै मानिसहरूमा बाँडिदिन्छ। यसकारण, यसरी उहाँको महिमाका निम्ति परमेश्वरले धेरै धन्यवाद पाउनु भइरहेको छ।

विश्वासमा जिउनु

- 16 त्यसैकारणले हामी कहिल्यै कमजोर बन्दैनौं। हाम्रो भौतिक शरीर जीर्ण र कमजोर हुँदछ तर हामीभित्रको आत्मा हरेक दिन नयाँ बनिदिन्छ।
- 17 यस घरी केही समयको निम्ति साना साना समस्याहरू सामान गर्दछौं। तर ती समस्याहरूबाट हामीले अनन्त महिमा पाउने सहायता पाइरहेकाछौं त्यो अनन्त महिमा समस्याहरू भन्दा धेरै महान छ।
- 18 त्यसैले हामीले देख्न नसकिने कुराहरू हामी सोच्छौं तर जे देख्छौं ती विषयमा होइन। प्रत्यक्ष देखिने कुराहरू क्षणिक हुन्छन् अनि हामीले देख्न नसकिने कुराहरू चाँहि सधैंको लागि हुनेछ।

5

- 1 हामी जान्दछौं, यस धर्तीमा हामी जुन तम्बुमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ।
- 2 हामीलाई हाम्रो वर्तमान घरमा वाक्क दिक्क लागिसकेको छ अनि स्वर्गीय घर पाउने इच्छा गरिरहेका छौं अनि परमेश्वरले हामीलाई दिनु हुनेछ।
- 3 त्यो हामीलाई पहियाँदि दिइनेछ र हामी नाङ्गो हुने छैनौं।
- 4 जतिञ्जेल हामी यस शरीरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गननाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोड्न चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ।
- 5 परमेश्वरले हामीलाई यसैको लागि सृष्टि गर्नु भएको छ। अनि उहाँले वाचा स्वस्त्य हामीलाई आत्मा दिनु भएको छ ताकि उहाँले हामीलाई नयाँ जीवन दिनु हुनेछ।
- 6 यसैकारण हामी सधैं भरोसामा छौं। हामी जान्दछौं कि जति समय सम्म हामी यस शरीरमा रहन्छौं, हामी प्रभुबाट टाढा हुन्छौं।
- 7 हामी विश्वासको मार्ग दर्शनमा बाँचेका छौं-जे देख्छौं त्यसले होइन।
- 8 त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यहीं बस्न खोज्छौं।
- 9 हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीरमा रहौं अथवा प्रभुसित रहौं हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौं।
- 10 न्यायको निम्ति हामी सबै परमेश्वरको अधि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउने पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ।

मद्दतकारी मानिस परमेश्वरका मित्र बन्नु

- 11 परमेश्वरको डरको अर्थ हामी जान्दछौं। यसकारण मानिसलाई सत्य ग्रहण गर्न हामी सघाउँछौं। हामी वास्तवमा के हौं, परमेश्वर जान्नुहुन्छ। अनि म आशा गर्छु तिमीहरू पनि आफ्नो हृदयमा हामीलाई जान्दछौं।
- 12 हामी आफूलाई तिमीहरू अधि प्रमाणित गर्ने कोशिश फेरि गर्दैनौं तर हामी तिमीहरूलाई आफ्नै बारेमा भन्दछौं। हाम्रा बारेमा किन गर्वित बन्ने कारणहरू तिमीहरूलाई दिदिन्छौं। तब बाहिरी कुराहरूमा जो देखिन्छन् गर्व गर्नेहरूको निम्ति तिमीहरूलाई जवाफ हुनेछ। कसको हृदयमा के छ ती मानिसहरूले वास्ता राख्दैनन्।
- 13 यदि हामी पागल हौं भने, त्यो परमेश्वरकोलागि हो। यदि हाम्रो मन ठीक छ भने, त्यो तिमीहरूको लागि हो।
- 14 ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो।
- 15 ख्रीष्टले सबैको लागि प्राण दिनु भयो जसमा कि अब उसो जो बाँचेकाछन् तिनीहरू आफ्नोलागि मात्र बाँच्न हुँदैन। उहाँले तिनीहरूकै लागि प्राण दिनुभयो औ तिनीहरूकोलागि बाँध्नु भयो, यसर्थ ती मानिसहरू उहाँको लागि बाँच्नु पर्छ।

16 अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई सम्झने छैनौं। साँचो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले सम्झे जस्तै सम्झन्थ्यौं तर अब हामी त्यसरी सम्झ्दैनौं।

17 यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ।

18 यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो।

19 भरो भन्नुको तात्पर्य संसार र आफू माझ शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूका निम्ति दोषी ठहराउनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नुलाई हामीलाई यो शान्ति समाचार दिनु भयो।

20 यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं।

21 ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।

6

1 परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौं व्यर्थ हुन नदेऊ।

2 परमेश्वर भन्नु हुन्छ:

“ठीक समयमा मैले तिमीलाई सुनें,
अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।”

यशैया 49:8

तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो।

3 मानिसहरूले हाम्रा काममा कुनै भुल नभेट्नु भन्ने हामी चाहन्छौं। त्यसैले अरु मानिसहरूकोलागि समस्या बन्ने कुनै काम हामी गर्दैनौं।

4 तर दुःखमा, अपठ्यारोमा, दूल्दूला समस्याहरूमा अनि जम्भै परिस्थिहरूमा हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं।

5 हामी यस्तो गर्छौं, जब हामी कुटाइ खान्छौं, हामी जेलमा हुन्छौं, जब मानिसहरूले हाम्रो विरोधमा आवाज उठाउँछन्, जब हामीले कठिन परिश्रम गर्नु पर्छ, जब हामी सुत्र पाउँदैनौं अनि हाम्रोमा खाने वस्तु हुँदैन।

6 हामी हाम्र समझदारीले, धैर्यले, दया अनि पवित्र आत्मामा जीवनद्वारा परमेश्वरको कर्मीहरू हौं भनी आफै देखाउँछौं।

7 हामी पवित्र आत्माबाट, साँचो प्रेमबाट, सत्य प्रचार गर्दै र परमेश्वरको शक्ति मार्फत यस्तो देखाउँछौं। हरेक कुराबाट आफ्नो रक्षा गर्न हामी धार्मिक जीवनको उपयोग गर्छौं।

8 कसैले हामीलाई आदर गर्छन् तर कसैले अनादर गर्छन्। कसैले हाम्रो बारेमा प्रशंसा गर्छन् तर कसैले निन्दा गर्छन्। कसैले भन्छन् हामी ठगाना हौं तर हामी सत्य बोल्छौं।

9 कति मानिसहरूकोलागि हामी अपरिचित छौं, तरैपनि हामी सुपरिचित छौं। हामी मर्न लागेका ठानिन्छौं, तर हेर! हामी बाँचिराखेका छौं। हामी दण्डित छौं, तर हामी मारिएका छैनौं।

10 हामी धैर्य देख्छौं, तर हामी खुरी मनाइहेकै छौं। हामी गरीब हौं, तर हामीले धेरै मानिसहरूलाई धनी बनाइरहेका छौं। हामीसित केही छैन, तर पनि वास्तवमा हामीसित प्रत्येक चीज छ।

11 कोरिन्थीवासी, तिमीहरूलाई हामीले खुल्ला साथ भनेका छौं। तिमीहरूसित हामीले हाम्रा हृदय खोलेका छौं।

12 तिमीहरू प्रति हाम्रो प्रेमको झोतमा रोकावट परेको छैन। तर हामीप्रति तिमीहरूको प्रेमभाव रोकिएको छ।

13 तिमीहरू मेरा नानीहरू जस्तो गरि म तिमीहरूसित बोल्छु, तिमीहरूको निम्ति हामीले जे गर्दौं हाम्रो निम्ति त्यही गरि। हाम्रो लागि तिमीहरूको हृदय खुल्ला राख।

अन्यजातिहरूसंग जीउन वारे चेताउनी

14 अविश्वासीहरू जस्ता तिमीहरू होइनौं। यसैले उनीहरूसंग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन।

15 ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ?

16 परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छ:

“म तिमीहरूसित बस्छु, तिनीहरूसितै हिँड्छु,
म तिमीहरूका परमेश्वर हुनेछु, अनि तिमीहरू मेरा मानिसहरू हुनेछन्।”

लेवि 26:11-12

17 “यसैले ती मानिसहरूबाट निस्केर आऊ,
आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ,
केही असुद कुराहरू नछोऊ,
र म तिमीहरूलाई स्वीकार गर्नेछु।”

यशैया 52:11

18 “म तिमीहरूका पिता बन्नेछु,
अनि तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परम प्रभु भन्नु हुन्छ।”

2 शामुएल 7:8,14

7

1 प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकारण हरेक किसिमको अशुद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्व हुने कोशिश हामीले गर्नुपर्छ, किनकि हामी परमेश्वरलाई आदर गर्छौं।

पावलको आनन्द

2 हाम्रो लागि आफ्नो हृदय खुला राख। हामीले कसैलाई नराप्नो गरेका छैनौं, हामीले कसैको विश्वास नष्ट गरेका छैनौं। हामीले कसैलाई शोषण गरेका छैनौं।

3 मैले यो तिमीहरूलाई दोष्याउनको लागि भनेको होइन। मैले अघि नै भनें हामी तिमीहरूलाई यती धेरै माया गर्छौं कि हामी तिमीहरूको जीवन र मृत्युसँगै मिलाएका छौं,

4 म तिमीहरूसित औपि दुक्क अनुभव गर्छु। म तिमीहरू प्रति गर्वित छु। तिमीहरू मलाई धेरै उत्साह दिन्छौं र हाम्रा सारा दुःखहरूमा पनि म बढो अनिन्दित छु।

5 जब हामी म्यासिडोनियामा आयौं, हामीलाई विश्राम थिएन। हामीले आफ्नो चारैतिर दुःखे दुःख देख्यौं। बाहिर-बाहिर हाम्रो लडाईं थियो तर भित्र-भित्र डर।

6 तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीसत आए, परमेश्वरले हामीलाई सुख दिनुभयो।

7 तिनको आगमन अनि तिमीहरूले उनलाई दिएको सुखले हामीहरू सुखी भयौं। तीसतले भने कि तिमीहरू मलाई भेट्न चाहन्छौं। आफूले गरेको कामको लागि तिमीहरूले दुःख मान्यो भनी उनले मलाई भने। अनि तिमीहरूले मेरो खुब याद गर्छौं भनेर पनि उनले मलाई भने। यो सुनेर म अत्यन्तै खुशी भएँ।

8 मैले लेखेको पत्रले तिमीहरूलाई खिन्न तुल्यायो भने पनि त्यो लेखेकोमा म दुःखित छैनौं। तर, त्यसले शुरूमा तिमीहरूलाई खिन्न बनायो नै, म पनि पहिले त त्यसको लागि दुःखी भएँ। तर त्यसले तिमीहरूलाई धेरै समयको लागि मात्र खिन्न तुल्यायो।

9 अनि अहिले म हर्षित छु। तिमीहरूलाई खिन्न बनाएर म हर्षित भएको होइन। तर म यसकारणले हर्षित छु कि तिमीहरूको यो यस्तो दुःख हो जुन परमेश्वरले चाहनु हुन्छ। यसर्थ हामीले तिमीहरूलाई कुनै प्रकारले पनि चोट पुर्याएँ।

10 परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ।

11 तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौं कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्नु पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो।

12 त्यो चिठी मैले लेख्नको कारण यो होइन कि व्यक्तिले भूल गर्थे तर कारण यो हो कि मानिस भूलमा थियो। वास्तवमा परमेश्वरको अघि तिमीहरू हामीलाई कति धेरै याद गर्छौं सो जान्नु त्यो चिठी तिमीहरूलाई लेखिएको हो।

13 त्यसैकारण हामी सुखी थियौं।

हामी खुबै आनन्दित थियौं किनभने तितस धेरै आनन्दित थिए। तिमीहरूले गरेको व्यवहारमा तिनी अत्यन्तै खुशी थिए।

14 मैले तीससित तिमीहरूबारे गर्व गरेको थिए। अनि मैले ठीकै गरे भन्ने तिमीहरूले प्रमाण गर्थे। हामीले तिमीहरूलाई भनेको हरेक कुरो साँचो थियो। अनि तितससित हामीले गरेको गर्व पनि साँचो थियो भन्ने तिमीहरूले नै साबित गरिदियौं।

15 अनि उनको तिमी प्रति प्रेम अझ दृढो हुन्छ जब उसले सम्झन्छ कि तिमीहरू सबै आज्ञाकारी थियो। तिमीहरूले डर र आदरसित उनलाई स्वागत गर्थे।

16 म खुबै आनन्दित छु किनभने तिमीहरूमाथि म पुरै विश्वास गर्न सक्छु।

8

ख्रीष्टिय दान

1 अनि अब दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरूलाई अनुग्रह बारे जनाउनु चाहन्छौं जुन परमेश्वरले म्यासिडोनियामा त्यहाँका मण्डलीहरूलाई दिनुभयो।

2 ती विश्वासीहरूलाई अत्यन्तै कष्ट दिए परीक्षा लिइन्थ्यो।

3 ती सधैं गरीब मानिसहरू थिए। तथापि ठूलो हर्षसाथ तिनीहरूले मुठी खोलेर दिए। म भन्न सक्छु आफ्नो गच्छेले पुरोसम्म तिनीहरूले दिए। ती विश्वासीहरूले, आफूले दिन सक्ने भन्दा पनि धेरै नै दिए। उनीहरूले उदारतापूर्वक दिए। कसैले तिनीहरूलाई त्यसो गर्न भनेका थिएन।

4 तर तिनीहरूले हामीलाई घरि-घरि सोध्थे परमेश्वरका मानिसहरूको यस सेवामा भागीदार बन्न पाउँ भनेर हामीलाई विन्ती गर्थे।

5 अनि तिनीहरूले यस प्रकारले दिए कि जुन हामीले आश्री गरेका थिएनौं। तिनीहरूले आफ्नो दान दिनु अघि नै आफैं प्रभूमा पहिले समर्पण भए। यो नै परमेश्वर चाहनुहुन्छ।

6 यसैले यो विशेष पुनित कार्य सिद्धयाउन हामीले तितसलाई र तिमीहरूलाई सघाइ माग्थौं। तितस नै एकजना हुनु जसले यो काम शुरू गरे।

7 तिमीहरू हरेक कुरामा धनी छौं-विश्वासमा, वचनमा, सहायता गर्न चाहनामा अनि हामीबाट सिकेको प्रेम गर्नामा। र त्यसैले दान दिने काममा पनि तिमीहरू महान बन भन्ने हामी इच्छा गर्छौं।

8 मैले दिनु भनेर तिमीहरूलाई आज्ञा गरिरहेको छैनौं। तर तिमीहरूको प्रेम सत्य प्रेम नै रहेछ कि भन्ने हेर्न खोज्दैछु। अरू मानिसहरू मद्दत गर्न इच्छुक छन् भन्ने देखाउन मात्र म यी कुराहरू गर्छु।

9 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौं। अनि तिमीहरू यो पनि जान्दछौं कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब भनेर तिमीहरू धनी हुन सक् भनेर नै उनले त्यसो गर्नु भएको हो।

10 अनि त्यस विषयमा मैले मेरो राय दिएँ अनि यो मैले भनें किनभने म विश्वास गर्छु कि यो तिमीहरूको लागि राम्रो हो। पोहोर साल दान दिन इच्छा गर्नेहरूमा तिमीहरू प्रथम थियो। साँच्चै नै तिमीहरू दान दिनमा प्रथम थियो।

11 यसर्थ तिमीहरूले शुरू गरेको काम अब पूरा गर। तर मात्र तिमीहरूको “गर्ने इच्छा” अनि तिमीहरूको “कर्म” समतुल्य हुनेछ। तिमीहरूसित जे छ त्यहीबाट दान देऊ।

12 तिमीहरू दिन चाहन्छौं भने मात्र तिमीहरूको दान थापिन्छ। र तिमीसित भएकोबाट तिमी दान जाँचिन्छ, तर तिमीहरूसँग नभएकोबाट होइन।

13 जब अरूहरू सुखी रहँदा तिमीहरूलाई चाँहि कष्टमा होऊ भन्ने हामी चाहँदैनौं। हामी सबथोक बराबरी होस् भन्ने चाहन्छौं।

14 यसधरि तिमीहरूसित प्रशस्त छ। तिमीहरूसित भएका यी कुराले अरू मानिसहरूलाई खाँचो परेको कुरो टार्न मद्दत पुग्नेछ। अनि पछि जब उनिहरूसित प्रशस्त हुन्छ उनीहरूले तिमीहरूको खाँचो टारिदिन सक्छन्। तब सबै बराबर हुनेछन्।

15 धर्मशास्त्रमा यस्तै लेखिएको छ:

“जसले धैरे बटुल्यो उसको धैरे रहेन,
जसले थोरै बटुल्यो उसकोमा अलिकति मात्र रहेन।”

प्रस्थान 16:18

तितस र उनका साथीहरू

- 16 म परमेश्वरलाई धन्यवाद चढाउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ।
- 17 हामी उनलाई जे गराउन निवेदन गरेका थियौं, उनले त्यही स्वीकार गरे। उनी तिमीहरूकहाँ जान ओधी चाहन्थे। यो उनको आफ्नै विचार थियो।
- 18 तितसको साथमा हामी एक जना भाइलाई पठाउँदैछौं जसको प्रशंसा सबै मण्डलीहरूबाट भएको छ। सुसमाचार प्रचारमा उनको सेवाको कारणले यी भाइ प्रशंसित छन्।
- 19 हामीले यस्तो दान लिएर हिँड्दा यी भाइ हामीसित हिँड्न मण्डलीहरूबाट छानिएका थिए। प्रभुमा महिमा ल्याउनु, हामी साँच्चै सघाउन चाहन्छौं भन्ने देखाउन हामी यो सेवा गर्दैछौं।
- 20 यो धैरे धन व्यावहार गर्दा कसैले हामीलाई दोष लाउन मौका नपाओस्। यसर्थ हामी खुबै सतर्क छौं।
- 21 हामी ठीक काम गर्न कोशिश गर्छौं। प्रभुले जस्तो ठीक मान्नु हुन्छ र मानिसहरूले पनि जुन ठीक ठान्छन् हामी त्यही गर्न चाहन्छौं।
- 22 अर्को एकजना भाइलाई पठाउँदैछौं जो मद्दत गर्न भने पछि सधैं अधि सर्छन्। उनको सहायता गर्ने इच्छा अनेकौं पल्ट प्रमाणित गरिसकेका छन्। अनि अहिले पनि उनी अझै धैरे सहायता गर्न चाहन्छन्, किनभने तिमीहरूमाथि उनको त्यस्तो विश्वास छ।
- 23 अब तितसको बारेमा-उनी मेरा सहकर्मी हुन्। तिमीहरूलाई सहायता गर्न उनी मसँगै काम गर्दैछन्। अनि अरू भाइहरूको बारेमा तिनीहरू मण्डलीहरूबाट पठाएका हुन् र तिनीहरूले पनि ख्रीष्टमा महिमा ल्याउँछन्।
- 24 त्यसकारण यी मानिसहरू प्रति तिमीहरूले आफ्नो प्रेम देखाऊ। हामी तिमीहरू प्रति किन गर्वित छौं। त्यो तिनीहरूलाई देखाऊ ताकि जम्मै मण्डलीहरूले त्यो देखेछन्।

9

ख्रीष्टियन साथीहरूलाई सहायता गर

- 1 परमेश्वरका मानिसहरूलाई गरिने सहायताको विषयमा मैले तिमीहरूलाई लेख्छु पर्दैन।
- 2 म जान्दछु तिमीहरू सहायता गर्न इच्छुक छौ। म्यासिडोनियाका मानिसहरूसित म यसबारे प्रशंसा गरिरहन्छु। अखैयाका बासिन्दाहरू हो, तिमीहरू पोहोरोदेखि नै दान दिनु तयार थियौं भनेर मैले तिमीहरूलाई जनाइसकेको छु। अनि तिमीहरूले दान दिनु चाहेकोले, यहाँका धैरे अरू मानिसहरू उत्साहित बनिए अनि अहिले त्यसो गर्न इच्छुक छन्।
- 3 तर म यी भाइहरूलाई तिमीहरूकहाँ नै पठाउँदछु। म पक्का गराउन चाहन्छु कि तिमीहरूको बारेमा हामी जो गर्व गर्छौं यस विषयमा व्यर्थ सावित नहोस्। तिमीहरूको विषयमा जे भनियो त्यसको लागि म चाहन्छु कि तिमीहरू तयार बस।
- 4 यदि कुनै मानिस जो म्यासिडोनियाबाट मसित आउँछ र तिमीहरू तयार नरहेको पाए भने हामीलाई लाजमर्दो हुनेछ। हामी लज्जित हुनेछौं कारण तिमीहरूमाथी हामीले भरोशा गरेका थियौं। अनि वास्तवमा तिमीहरू पनि लज्जित हुनेछौं।
- 5 त्यसैले मैले निर्णय गरे कि हामी आउन अधि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।
- 6 याद गरः जसले अलिकति छर्छ उसले अलिकति नै बाली कटनी गर्छ।
- 7 हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, बिना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
- 8 अनि परमेश्वरले तिमीलाई प्रशस्त मात्र आशीर्वाद दिनु हुनेछ। तब तिम्रोमा सधैं प्रशस्त रहेनछ अनि प्रत्येक शुभकर्मकोलागि मुक्तहस्तले दान दिन सक्नेछौ।
- 9 धर्म शास्त्रमा यो लेखिएको छः

“उसले उदारता पूर्वक गरीबहरूलाई दिदछ,
उसको दयाभाव सदा-सर्वदा रहिरहन्छ।”

भजनसंग्रह 112:9

- 10 परमेश्वर नै एक हुन्, जसले रोमेलालाई बिडु दिनु हुन्छ अनि उहाँले खानलाई रोटी दिनुहुन्छ। अनि परमेश्वरले तिमीहरूलाई बिडु दिनुहुन्छ र ती बिडु बढाउनु हुन्छ। तिम्रो दयाभावबाट उहाँले प्रशस्त बाली उठाउनु हुन्छ।
- 11 परमेश्वरले तिमीलाई हरतरहले धनी बनाउनु हुनेछ जसमा कि तिमी सधैं मुक्तभावले दान दिनु सक्नेछौ। अनि हामी मार्फत धन्यवाद चढाउनेछन्।
- 12 तिमीहरूले यस सेवालालाई दिइरहेको दानले परमेश्वरका मानिसहरूको खाँचो टाछ। तर तिम्रो दयाभावले यति नै मात्र गर्दैन, यसले परमेश्वर प्रति धन्यवादका भावना उर्लेर आउछन्।
- 13 यो सेवा जुन तिमी गरिरहेकाछौ त्यो तिम्रो विश्वासको प्रमाण हो। यसकै कारणले मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछ। तिमीहरूले परमेश्वरको प्रशंसा गर्छन् किन कि तिमीहरू ख्रीष्टको सुसमाचारलाई मान्छौ-जुन समाचारलाई तिमीहरू विश्वास गर्छौं भन्छौ। मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछन् किन कि तिमीहरू मुक्तभावले तिनीहरूसित र सबैसित मिल्दछौ।
- 14 अनि जब तिनीहरू तिमीहरूकोलागि प्रार्थना गर्दछन् तिनीहरू तिमीहरूलाई दिनु भएको असीम अनुग्रहले तिनीहरूलाई यस्तो लाग्छ।
- 15 उनको वयान गर्न नसक्ने दानको लागि परमेश्वरलाई धन्यवाद देऊ।

10

पावल आफ्नो सेवकाइको प्रतिक्षा गर्छन्

- 1 म, पावल, तिमीहरूलाई ख्रीष्टको नम्रता र दयासित विन्ती गर्छु। कसै कसैले भन्छन्, जतिञ्जेल म तिमीहरूसित रहन्छु म नम्र देखिन्छु तर जब टाडा हुन्छु म साहसी भन्छु।

- 2 फेरि कसैले सम्झन्छन् हामी सांसारिक तवरले बाँच्छौं। अब जब म आउँछु तिमीहरूका निम्ति साहसी बन्ने इरादा गर्छु। म बिन्ती गर्छु कि जब म आउँछु मलाई सहास देखाउने आवश्यक नपर्ला।
- 3 हामी संसारमै बास गर्छौं। तर सांसारिक मानिसहरूले झैं हामी लडाइँ गर्दैनौं।
- 4 हामी त्यो हतियारहरू लिएर लडाइँ गर्छौं जुन संसारले चलाउने हतियारहरू भन्दा भिन्दा छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बलियो किल्ला समेत नाश पार्न सक्छ। हामी मानिसहरूका तर्कहरू नाश गर्छौं।
- 5 अनि परमेश्वरको ज्ञानको विरुद्धमा उठेको हरेक अहङ्कारलाई नाश गर्छौं। अनि हामी हरेक विचारलाई पक्रन्छौं र त्यसलाई त्याग्ने वा ख्रीष्टलाई मान्ने बनाउँछौं। हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।
- 6 तर पहिले तिमीहरूले नै पुरापुरी मान्नु पर्छ भन्ने हामी गर्छौं।
- 7 तिमीहरूले आफ्ना अधिल्लिकको तथ्यलाई हेर्नु पर्छ। यदि कसैले आफू ख्रीष्टमा भएको निश्चितरूपले मान्छ भने उसले सम्झनु पर्छ हामी पनि उही जस्तो ख्रीष्ट मै छौं।
- 8 त्यो साँच्चो हो, प्रभुले मलाई दिनु भएको अधिकारको कुरो लिएर म मृत रूपले गर्व गर्छु। तर उहाँले मलाई यो शक्ति तिमीहरूलाई दरिलो बनाउनलाई दिनु भएको हो, तिमीहरूमा चोट पुर्याउनुलाई होइन। त्यसैले म मेरो गर्व गराईमा लाजित छैन।
- 9 यो पत्रद्वारा तिमीहरूलाई तर्साउँदैछु भन्ने तिमीहरूले सोचेको म चाहँदैन।
- 10 कोही मानिसहरू भन्छन्, "पावलका पत्रहरू त जोरदार र गहकिला हुन्छन्। तर जब उनी हामीसित रहन्छन्, उनी कमजोर रहन्छन्, अनि उनको भाषण योग्यता प्रशंसा गर्ने खालको रहँदैन।"
- 11 यसो भन्ने मानिसहरूले जो जान्नुपर्छ: हामी यस समय तिमीहरूसित छैनौं यसकारण हामी यी कुराहरू पत्रमा लेख्छौं। तर जब हामी त्यहाँ तिमीहरूसित हुन्छौं, हामी त्यही शक्ति देखाउँछौं जुन हामी आफ्ना पत्रहरूमा देखाउँछौं।
- 12 हामी आफैलाई त्यस्ता मानिसहरूको स्तरमा राख्ने आँट गर्दैनौं जो आफूलाई खुबै महत्वपूर्ण सम्झन्छन्। हामी आफूलाई तिमीहरूसित दाँज्दैनौं। तिमीहरू आपसमा आफू आफै तुलना गर्छन्, तुलनाको स्तर तिमीहरू आफै हुन् औ तुलनाको नापण्ड आफैलाई बनाउँछन्। यसले तिमीहरू केही जान्दैनन् भन्ने देखाउँछ।
- 13 तर हामी सीमा नाघ्ने गर्व गर्दैनौं, हाम्रो गर्वको सीमा परमेश्वरले हामीलाई अहाएको काम सम्म हुनेछ। यो काम हाम्रो तिमीहरूसितको काम अन्तर्गत पर्छ।
- 14 हामी ज्यादा गर्व गर्दैनौं। यदि हामी तिमीहरू भएकोमा अहिले सम्म नपूरोको भाए, हामी निकै गर्व गर्थ्यौं। तर हामी वास्तवमा तिमीहरूकहाँ आउपुगेकाछौं हामी तिमीहरूकहाँ ख्रीष्टको सुसमाचार लिएर आयौं।
- 15 हामी आफ्नै कार्य क्षेत्रमा मात्रै आफ्नो गर्वलाई सीमित राख्छौं। अरूले गरेको काममा गर्व गर्दैनौं। हामी आशा गर्छौं, तिमीहरूको विश्वास बढ्छ, तिमीहरूले हाम्रो कामको क्षेत्र अझै व्यापक बनाउनमा सहायता गर्नेछौं।
- 16 हामी तिमीहरूको शहर बाहिरी क्षेत्रमा पनि सुसमाचार प्रचार गर्न चाहन्छौं। अर्को इलाकामा अघि नै भइसकेको काममा हामी गर्व गर्दैनौं।
- 17 तर "जसले गर्व गर्छ उसले प्रभुमा गर्व गर्नु पर्छ।"*
- 18 किनभने असल मानिस उसलाई मानिन्छ जसलाई प्रभुले ग्रहण गर्नु भएको छ, तर उसलाई होइन जसले आफैलाई असल मान्छ।

11

पावल र झटा प्रेरितहरू

- 1 जब म मूर्ख बनिन्छु आशा छ तिमीहरू मलाई सहनेछौं। तर तिमीहरूमलाई सहिरहेका पनि छौं।
- 2 मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बन्नु। म तिमीहरूलाई चाहन्छु।
- 3 तर तिमीहरूको मन भ्रष्ट हुन सक्छ अनि ख्रीष्ट प्रति तिमीहरूको सत्यता र पवित्रता डगला कि भन्ने मलाई डर छ। यो त्यस्तो हुनसक्छ जस्तै सर्पको धुँतताले हव्वालाई धोका दिएको थियो।
- 4 यदि कसैले तिमीहरूलाई हामीले बाटएको येशू भन्दा अर्कै येशूको बारे बताउँछ भने तिमीहरू उसलाई आनन्दले ग्रहण गर्नेछौं। यदि उसले तिमीहरूलाई हामीले बताएको सुसमाचार दिएको आत्मा भन्दा अर्कै सुसमाचार र आत्मा बाँउछ भने पनि त्यसलाई तिमीहरू खुशीले स्वीकार गर्नेछौं। यसर्थ मलाई पनि त्यही इच्छा देखाऊ।
- 5 तर म विश्वास गर्दैन कि ती "महान प्रेरितहरू" म भन्दा राम्रा हुन।
- 6 साँचो हो म सिपालु वक्ता होइन। तर मेरोमा ज्ञान छ। यो हामीले तिमीहरूलाई हरतरहले स्पष्ट गरिदिएकाछौं।
- 7 सितैमा तिमीहरूलाई मैले परमेश्वरको सुसमाचार सुनाएँ। तिमीहरूलाई माथि उठाउनु मैले आफूलाई तल झार्ने। त्यो भूल भयो र?
- 8 मैले अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएँ। तिमीहरूको सेवा गर्न सक्नु भनेर मैले तिमीहरूबाट पैसा लिएँ।
- 9 जब म तिमीहरूसित थिएँ त्यसबेला पनि खाँचो पर्दा मैले तिमीहरू कसैलाई दुःख दिइँन। मलाई चाहिने जति सबै म्यासिडोनियाबाट आउने भाइहरूबाट नै मैले लिएँ। तिमीहरूसमाथि मैले आफूलाई कुनै किसिमको भार हुन मन पराइँन। अनि कहिल्यै भार बन्ने छैन पनि।
- 10 यस विषयमा गर्व गर्नु मलाई अछेयामा कसैले रोक्ने छैन। ममा भएका ख्रीष्टको सत्यतासित म यो भन्नसक्छु।
- 11 अनि किन म भार थिइँन? मैले तिमीहरूलाई प्रेम गरेको छैन भनेर? होइन। परमेश्वर जान्नु हुन्छ म तिमीहरूलाई प्रेम गर्छु।
- 12 अहिले मैले जे गरिरहेछु त्यो म गरिनेरहने छु। म त्यसो गरिरहेछु किनभने म आशा गर्छु ती घमण्ड गर्न मौका खोज्ने मानिसहरूलाई वाधा दिन्छु। तिमीहरू जुन कार्यको निम्ति घमण्ड गर्छन् त्यो हामीले गरेको कार्यको बराबरी हो भन्ने देखाउन तिमीहरू इच्छा गर्छन्।
- 13 तिमीहरू झटा प्रेरितहरू हुन। तिमीहरू धोकावाजह हुन। मानिसहरूलाई छक्कायाउन ख्रीष्टका प्रेरितहरूको भेस लगाएर हिँड्नेहरू मात्र हुन।
- 14 त्यसमा कुनै अचम्म छैन। किन? शैतानले पनि मानिसलाई छक्काउन आफूलाई ज्योतिर्मय-दूतको रूप लिन्छ।
- 15 यसर्थ यदि शैतानका सेवकहरू धार्मिक मानिसहरूको भेषमा आउँछन् भने हामीले अचम्म मान्ने कुरो छैन। तर अन्तमा, ती मानिसहरूले आफ्नो भूल कर्मको निम्ति दण्ड पाउनेछन्।

पावल आफ्ना कष्टहरू सुनाउँछन्

* 10:17: यर्मिया 9:24 बाट उद्धृत गरिएको।

- 16 म फेरि भन्दैछु। मलाई कसैले मूर्ख सम्झनु पर्दैन। तर यदि मलाई मूर्ख नै सम्झन्छौ भने एउटा मूर्खलाई जसरी व्यवहार गर्छौं मसँग पनि त्यसरी नै व्यवहार गर। तब मेरोमा पनि गर्व गर्नु केही रहनेछ।
- 17 म गर्व गर्छु किनकि म आफूमा विस्वस्त छु। तर मैले यो प्रभुले बोल्नु भए जस्तो बोलेको होइन। मैले एउटा मूर्खले जस्तो गर्व गर्दछु।
- 18 धेरैले आफ्नो संसारिक जीवन बारे घमण्ड गर्छन्। यसर्थ म पनि घमण्ड गर्छु।
- 19 तिमीहरू ज्ञानी छौ यसैले मूर्खको कुराहरू पनि सहन्छौ।
- 20 यदि कसैले तिमीहरूलाई जबर्जस्ती गर्छ, शोषण गर्छ, अथवा तिमीहरूमाथि मौका लिन्छ अनि आफै घमण्ड गर्छ अथवा गालामा थपपड हिकाए पनि म जान्दछु तिमीहरूले सहने छौ।
- 21 तिमीहरूमाथि त्योस्तो व्यवहारमा म लज्जित हुन्छु, तर हामी अति “दुर्बल” छौं।
- तर यदि कसैले गर्व गर्ने साहस गर्छ भने म पनि हिम्मती हुन्छु र गर्व गर्छु। मूर्ख झैं बात गर्दछु।
- 22 के तिमीहरू हिब्रू हुनु? म पनि हूँ। तिनीहरू इब्रएली हुनु र? म पनि हूँ। के तिनीहरू अब्राहामका सन्तान हुनु र? म पनि हूँ।
- 23 तिनीहरू ख्रीष्टको सेवा गर्छन्? म अझ धेरै गर्छु। म पागल जस्तै बात गरिरहेको छु। तिनीहरूले भन्दा धेरै कठिन-कठिन कामहरू मैले गरेकोछु। म तिनीहरू भन्दा धेरै चोटी जेल भोगेको छु। मैले अझ धेरै कुटाई खाएको छु। धेरै पटक म झण्डै-झण्डै मरेको हूँ।
- 24 मैले पाँच पल्ट यहूदीहरूबाट उनचालिस कोरा खाएको छु।
- 25 तीन पल्ट लश्टीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चढेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोली बल्ट पनि समुद्रमा बिताएँ।
- 26 मैले धेरै यात्रा गरिरहेकोछु। मलाई नदीहरूबाट, चोरहरूबाट, र मेरा आफ्नै मानिसहरूबाट र अयहूदीहरूको खतरा थियो। मलाई शहरमा, निर्जन ठाउँमा र समुद्रमा खतरा थियो। म आडम्बरी भाइहरूदेखि पनि खतरामा थिएँ।
- 27 मैले कठोर र अथक परिश्रम कति रात नसुती गरेकोछु। म भोजन औ पानी बिना बसु पर्थ्यौं। धेरै जाडोमा काम्दै बसु पर्थ्यौं।
- 28 अनि अरू धेरै समस्याहरू थिए। यी सब बाहेक पनि मण्डलीहरूको लागि मैले हेरचाह गर्नु पर्थ्यौं। प्रत्येक दिन तिनीहरूको विषयमा चिन्ता गर्छु।
- 29 कसैलाई कमजोर देखा आफूलाई कमजोर भए जस्तो लाग्थ्यो। र कोही पापमा अधि सर्दा मेरो अन्तस्कारण पिरोलिन्थ्यो।
- 30 यदि मैले गर्व के कुरा गर्नेपर्छ भने म ती कुराहरू गर्छु जुन मेरा दुर्बलताहरू हुन्।
- 31 परमेश्वर जान्दछन् म असत्य बोलिरहेको छैन। उहाँ परमेश्वरहुनुहुन्छ र प्रभु येशू ख्रीष्टका पिता हुनु हुन्छ जो सदा धन्यवादका पात्र हुनुहुन्छ।
- 32 जब म दमीशकमा थिएँ, राजा अरितसका राज्यपालले शहरका चारैतिर पालेहरू राखेर मलाई पक्रन खोजे।
- 33 तर केही शार्थीहरूले मलाई एउटा टोकरीमा हालेर पर्खालको ढूलोबाट तल झारिदिए र म त्यस राज्यपालको हातबाट फुल्केँ।

12

पावलको जीवनमा विशेष आशिष

- 1 अब मैले गर्व गर्ने पर्छ, यसैले केही फाइदा हुने त होइन। तर म प्रभुको दर्शनहरू र सत्य प्रकाशहरू बारे बोली नै रहनेछु।
- 2 म ख्रीष्ट विश्वासी एक जना यस्तो मानिसलाई चिन्छु जसलाई तेस्रो स्वर्गमा सोझै उचालि लगेको थियो। यो चौध वर्ष अधिको कुरो हो। त्यस मानिसलाई शरीरसितै वा शरीर बिना लिएको थियो त्यो त म जान्दिनँ तर परमेश्वर जान्दुहुन्छ।
- 3-4 म यति नै जान्दछु त्यस मानिसलाई स्वर्गमा लगीयो शरीरसितै अथवा शरीर बिना, म जान्दिनँ। तर उसले त्यहाँ जुन कुरा सुन्यो त्यो शब्दमा वर्णन गर्न सकिँदैन। उसले जे सुन्यो त्यो बताउनु कुनै मनुष्यलाई अनुमति छैन।
- 5 म त्यसतो मानिसको गर्व गर्नसक्छु। तर म आफ्नै बारेमा गर्व गर्दिनँ। आफ्नो त दुर्बलताहरूकै मात्र गर्व गर्नेछु।
- 6 यदि मैले आफ्नो बारेमा गर्व गरिन भने म मूर्ख हुने छैन, मलाई मूर्ख भन्न सतैन कारण म सत्य बोल्छु। तर म आफ्नो बारेमा गर्व गर्दिनँ। किन? किन कि म चाहँदिन कि तिनीहरूले मैले गरेको देख्छन् अथवा भनेको सुन्छन् त्यस भन्दा ज्यादा मेरो बारेमा सोचोस।
- 7 मैले देखेका आश्चर्यजनक कुराहरूलाई लिएर म गर्वित हुँदिन। मलाई एउटा दुःखको समस्या दिएको थियो। त्यो समस्या शैतानबाट आउने एउटा दूत हो त्यो मलाई पिट्न र घमण्ड गर्नु बाट रोक्न पठाइएको थियो।
- 8 यस समस्याबाट बाँचनलाई मैले प्रभुसित तीन पटक बिन्ती गरे।
- 9 तर प्रभुले मलाई भने “मेरो अनुग्रह नै तिम्नो लागि प्रशस्त छ। दुर्बलतामा नै मेरो शक्ति सिद्ध हुन्छ।” यसैले म आफ्नो दुर्बलताको गर्व ख्रीष्टसित गर्छु। तब ख्रीष्टको शक्ति ममाथि रहनेछ।
- 10 यसैले ख्रीष्टको निम्ति आफ्नो दुर्बलताहरूमा म खुशी छु। यदि कसैले मेरो निन्दा गरे पनि, जब म अष्टेरो अवस्थामा पर्छु, सताइन्छु औ कष्टमा पर्छु, म खुशी हुन्छु। यी सब ख्रीष्टका लागि हुन्। अनि म यी सहमस्याहरूमा प्रसन्न छु। जब म दुर्बल छु, तब त्यही बेला म वास्तवमा पाउछु र बलवन्त हुन्छु।

कोरिन्थिका ख्रीष्टियन प्रति पावलको प्रेम

- 11 म मूर्ख जस्तो बोल्दै छु। तर यस्तो गर्नु मलाई तिमीहरूले नै लगायौ। तिमीहरूले मेरो विषयमा राम्रो भन्नु पर्छ। म केही पनि होइन, तर ती “महान् प्रेरितहरू” कुनै खण्डमा पनि म भन्दा श्रेष्ठ होइनन्।
- 12 जब म तिमीहरूसित थिएँ मैले त्यस्तो कार्य गरे जसबाट प्रमाण भयो कि म एक प्रेरित थिएँ। मैले चिन्हहरू, आश्चर्यकर्महरू र अलौकिक कार्यहरू देखाएँ। एकदमै धैर्यसित मैले ती कार्यहरू सम्पन्न गरे।
- 13 कुन विषयमा तिमीहरू अन्य मण्डलीहरू भन्दा निम्न स्तरका थियो? यसमा मात्र नत्र अन्य कुनै कुरोमा म आफै तिमीहरूकोलागि भार भइँ। यस विषयमा म तिमीहरू भन्दा तल भए मलाई क्षमा देऊ।
- 14 तेस्रो पल्ट म तिमीहरूकहाँ आउन तयार छु। म तिमीहरूको भार हुने छैन। तिमीहरूसित भएको कुनै कुरोमा मेरो कुनै चासो छैन। मेरो चासो केवल तिमीहरू मात्र हो। आफ्नो आमा बाबुहरूकोलागि जोगाड गर्नु केटा-केटीहरूको कर्तव्य होइन तर आमा-बाबुले नानीहरूको निम्ति जोगा गर्नु पर्छ।
- 15 यसकारण मसँग भएको सबै तिमीहरूलाई दिन म खुशी छु। तिमीहरूका निम्ति म आफैलाई पनि सुम्पन्छु। यदि मैले तिमीहरूलाई अत्यन्तै माया गरे भने के तिमीहरूले मलाई कम्ती माया गर्छौ?

16 यो प्रष्ट छ कि म तिमीहरूको भार भइदिएको छैन। तर तिमीहरू भन्न सक्छौ कि म यति चलाख कि तिमीहरूलाई फँसाउन मैले धूर्त्यई प्रयोग गरे।

17 तिमीहरूकहाँ पठाइएको ती मानिसहरूद्वारा मैले तिमीहरूबाट शोषण गरे? तिमीहरू जान्दछौ, मैले तिमीहरूलाई शोषण गरिन।

18 मैले तितसलाई तिमीहरूकहाँ पठाएँ अनि उनीसित हाम्रा भाइ पठाएँ। तीतसले तिमीहरूबाट लाभ उठाएनन्। उनले उठाए? अहँ तिमीहरू जान्दछौ तितस र मैले यी कुराहरू एउटै मनसायले गर्थौ।

19 के यतिञ्जेल हामीले यी सब आफ्नै बचाउको लागि भन्दैथ्यौ? होइन। म परमेश्वर अघि अनि प्रभुको अघि भन्छु। तिमीहरू हाम्रा प्रिय मित्रहरू हो। अनि जति हामी गर्छौ, तिमीहरूलाई दरिलो बनाउन गर्छौ।

20 म यसो गर्छु किन कि मलाई डर छ, म तिमीहरूकहाँ आउँदा म जस्तो चाहन्छु त्यस्तो नपाउँला। मलाई डर छ कि तिमीहरू माझ तर्क, डाह, रिस, झगडा, दूल्दूला कुराहरू, दुष्ट कुरा, घमण्ड र गडबडी होला

21 मलाई डर छ, म तिमीहरूकहाँ फेरि आउँदा मेरो परमेश्वरले मलाई तिमीहरूका सामु लञ्जित पार्नु हुनेछ। धेरै जना ज-जसले पहिले पाप गरेका थिए तर आफ्नो अनैतिकता, यौन पाप अनि लाजमर्दो कर्मको निम्ति पछुतो गर्न, आफ्नो हृदय परिवर्तन गरेका छैनन् र मैले तिमीहरूको लागि शोक गर्नु पर्ला।

13

अन्तिम चेतावनी र शुभकामना

1 म तिमीहरूकहाँ फेरि आउने छु। त्यो तेश्रो पटक हुनेछ। अनि यादगर, “हरेक विवरणको लागि दुई अथवा तीन जना सम्म मानिसहरूले प्रमाण गर्नु पर्छ।”

2 जब म तिमीहरूसित दोस्रो पल्ट थिएँ, जसले पापहरू गरेका थिए तिमीहरूलाई मैले चेतावनी दिएको थिएँ। अहिले म तिमीहरूदेखि टाढा छु, तिमीहरूलाई र अरू रहेकाहरूलाई म चेतावनी दिन्छु। जब म फेरि तिमीहरूकहाँ आउँछु तिमीहरूको पापको लागि म दण्ड दिनेछु।

3 ख्रीष्ट मबाट बोल्दैछन् भन्ने प्रमाण चाहन्छौ भने मेरो प्रमाण छ कि ख्रीष्ट तिमीहरूलाई दण्ड दिन दुर्वल हुनुहुन्छ। वास्तवमा उहाँ तिमीहरूको बीचमा बलियो हुनुहुन्छ

4 यो साँचो हो कि ख्रीष्ट दुर्वल हुनु हुन्थ्यो। जति बेला कूसमा टाँगिए। तर यस घडी उहाँ परमेश्वरको शक्तिले जीवित हुनु हुन्छ। अनि यो पनि साँचो हो कि हामी ख्रीष्टमा दुर्वल छौ। तर तिमीहरूकालागि परमेश्वरको शक्तिले हामी ख्रीष्टसित रहनेछौ।

5 तिमी आफैलाई नियालेर हेर। तिमीहरू विश्वासमा बाँचेकाछौ कि छैनौ, जाँच गर। येशू ख्रीष्ट तिमीहरूमा छन् भन्ने कुरो जान्दछौ। तर त्यो जाँचमा सफल भएनौ भने ख्रीष्ट तिमीहरूका अन्तरमा हुनु हुन्न।

6 तर म आशा गर्छु, तिमीहरूले जान्ने छौ कि हामी यस जाँचमा विफल बनेका छैनौ।

7 परमेश्वरलाई हाम्रो प्रार्थना छ, तिमीहरूले कुनै नराप्ति काम गर्ने छैनौ। हामी जाँचमा सफल बनेको अरू मानिसहरूले देख्नु भन्ने कुरो हाम्रा होइन। तर ठुलो कुरो त यो छ कि यदि परीक्षमा हामी आफै असफल भएको मानिसहरूले सोचे पनि जुन असल हो तिमीहरू त्यही काम गर।

8 सत्यको विरुद्ध हामी केही गर्न सक्दैनौ। हामी सत्यका निम्ति जे छ त्यो गर्न मात्र सक्छौ।

9 तिमीहरू दरिलो बन्थौ भने हामी दुर्वल हुनुमा खुशी छौ। हाम्रो प्रार्थना छ तिमीहरू दरिलो बन्दै जानेछौ।

10 तिमीहरूसित नहुँदा म यी कुराहरू लेख्दैछु जसमा कि आउँदा खेरि मैले मेरो अधिकार कडासँग प्रयोग गर्न नपरोस। तिमीहरूलाई विनाश गर्ने होइन तर बलियो बनाउने त्यो शक्ति प्रभुले मलाई दिनुभयो।

11 दाज्य-भाइ दिदी-बहिनीहरू! अब म विदा लिन्छु। परिपक्व हुने कोशिश गर। मैले तिमीहरूलाई भनेको कुरा गर। एक अर्कासित मिल र शान्तिसित बस। तब प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।

12 एक अर्काको अभिवादन पवित्र चुम्बनले गर। परमेश्वरका सबै पवित्र जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।

13 प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरको प्रेम अनि पवित्र आत्माको सहभागिता तिमीहरूमा सँधै होस।

गलातीहरूलाई पावलको पत्र

1 पावल, प्रेरितबाट प्रणाम। प्रेरित* हुनलाई, मलाई न त मानिसहरूले चुने न म कुनै मानिसद्वारा पठाइँ। येशू ख्रीष्ट अनि पिता परमेश्वरले नै मलाई प्रेरित नियुक्त गर्नु भएको हो। परमेश्वर नै एक हुनुहुन्छ जसले येशूलाई मृत्युबाट बौराई ल्याउनु भएको थियो।

2 मसित भएका सबै ख्रीष्ट भाइहरूबाट गलातियामा[†] भएका मण्डलीहरूलाई प्रणाम।

3 परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति दिउन।

4 परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनको लागि उनले आफैलाई हाम्रा पापहरूका निम्ति बलि दिए।

5 उनको सदा सर्वदा महिमा होस्। आम्नि।

साँच्चो सुसमाचार एउटै मात्र छ

6 केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुसरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क पर्ने कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ।

7 वास्तवमा, कुनै अर्को सुसमाचार साँचो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बदल्न चाहन्छन्।

8 हामीले तिमीहरूलाई साँचो सुसमाचार भनेका छौ। यसैले हामी त के, स्वर्गका स्वर्गादूतले पनि अर्कै सुसमाचार भन्छन् भने त्यसमा विश्वास गर्नु हुँदैन।

9 हामीले यो अघि नै भनिसकेका छौ। र अहिले पनि भन्दैछु। तिमीहरूले साँचो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताउँछ भने त्यसको विरोध गर्नुपर्छ।

10 अनि के मलाई नै स्वीकार गर्नु भनी मानिसहरूलाई मैले विश्वास गराउने चेष्टा गर्दँछु भने तिमीहरू सम्झन्छौ? होइन! मैले परमेश्वरलाई मात्र खुशी पार्ने चेष्टा गर्दँछु। मैले मानिसहरूलाई खुशी पार्न चाहेको छु र? यदि अबै मानिसहरूलाई नै खुशी पार्ने चेष्टा गर्दँ थिएँ भने म येशू ख्रीष्टको सेवक बन्ने थिइँ।

पावलको अधिकार परमेश्वरबाट हो

11 दाज्यू-भाइहरू हो! म इच्छा गर्छु कि तिमीहरूले जान, जुन सुसमाचार मैले प्रचार गरे त्यो मानिसले बनाएको होइन।

12 मैले मानिसहरूबाट सुसमाचार पाइँ। कसैले मलाई सुसमाचार सिकाएको होइन। येशू ख्रीष्ट आफैले मलाई यो प्रकट गर्नु भएको हो।

13 मेरो बितेको जीवन बारे तिमीहरूले सुनिसकेका छौ। म यहूदी धर्म मान्ने थिएँ। मैले परमेश्वरको मण्डलीलाई खुबै सताँए। म मण्डलीलाई भत्काउने कोशिश गर्थेँ।

14 म यहूदी धर्ममा विश्वास गर्थेँ। म यहूदी धर्मको नेता बन्न लागेको थिएँ। मैले मेरा समकालीन नव युवक यहूदीहरूलाई उछिनेको थिएँ। पुराना रीति-थिति मान्न म अस्वभन्दा ज्यादै जोशीलो थिएँ। ति सब रीति-रिवाजहरू हामीले आफ्ना पुर्खाहरूबाट पाएका थियौं।

15 तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए।

16 परमेश्वरले मलाई आफ्ना पुत्रको सुसमाचार अयहूदीहरू मात्र भन्ने इच्छा गरे। यसैले परमेश्वरले मलाई आफ्ना पुत्रको दर्शन गराए। परमेश्वरले बोलाउँदा मैले कसैबाट कुनै सल्लाह र सहायता लिइँँ।

17 न त म भन्दा अघि प्रेरित हुनेहरूलाई भेटन गएँ। तर, अबेर नगरी म अरब देशमा गएँ र त्यहाँबाट दमस्कस शहरमा फर्केर आइँ।

18 तीन वर्षपछि म यरूशलेम गएँ, म पत्रूसलाई भेट्न चाहन्थेँ। पत्रूससित म पन्ध्र दिन बसे।

19 मैले अरू प्रेरितहरूलाई भेटिँँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्।

20 परमेश्वर जान्दछन् मैले लेख्न लागेका यी कुराहरू झट्टा होइनन्।

21 तब म सिरिया र सिलिसिया गएँ।

22 यहूदीयामा ख्रीष्टका मण्डलीले यसभन्दा अघि मेरो अनुहार देखेका थिएनन्।

23 मेरो बारेमा तिमीहरूले खालि यति सुनेका थिए: "यस मानिसले हामीलाई खुब सताउने गथर्यो तर उही नै अहिले मानिसहरूलाई त्यही विश्वासका कुराहरू गरिहिडछ जुन विश्वासलाई ऊ ज्ञ गर्नु प्रयास गथर्यो।"

24 यी विश्वासीहरूले मेरे कारणले परमेश्वरको धेरै प्रशंसा गरे।

2

अरू प्रेरितहरूले पावललाई माने

1 चौध वर्ष बितेपछि बर्णाबाससित म फेरि यरूशलेम गएँ। र तीतसलाई साथमा लगेँ।

2 म गएको कारण परमेश्वरले मलाई त्यहाँ जाने पर्ने देखाउनु भयो। मैले विश्वासीहरूका अगुवाहरूलाई त्यहाँ भेटेँ। जब हामी एकान्त भयौँ मैले तिनीहरूलाई त्यही सुसमाचार व्याख्या गरे जुन म अ-यहूदीहरू मात्र प्रचार गर्छु। तिनीहरूले मेरो काम बुझ्नु भन्ने म चाहन्थेँ जसमा कि मेरा विगतका कामहरू र वर्तमानका प्रयासहरू खेर नजाऊन्।

3 तीतस मसितै थिए। तीतस ग्रीक थिए। तर ती विश्वासीहरूले तीतसलाई खतना गर्नु कर लगाएनन्।

4 हामी यस्तै समस्याहरू बारे कुरा गर्न चाहन्थ्यौँ, किन कि कतिपय अविश्वासीहरू गुप्त रूपले हाम्रा दलमा पसेका थिए। ख्रीष्ट येशूमा हाम्रो स्वतंत्रता बुझ्न तिनीहरू जास्सु बनेर पसेका थिए।

5 तर हामी ती झट्टा भाइहरूले चाहेका कुरामा अतिकति पनि झुकेनौँ जसमा कि तिमीहरूमा सुसमाचारको सत्यता रहिरहोस्।

* 1:1: प्रेरित येशूले आफ्नो खास सहायक चुन्नु भएको मानिस। † 1:2: गलातिया हुनसक्छ यो त्यो क्षेत्र हो जहाँ पावलले पहिलो प्रचार यात्रामा मण्डली स्थापना गरेका थिए।पदनुहोस् प्रेरित 13 र 14

6 तर ठूला-बडा मानिसहरूले मैले प्रचार गरेको सुसमाचारलाई अदल-बदल गरेनन्। तिनीहरू “ठूला-बडा” होलान् कि नहोलान् त्यसले मलाई केही फरक पर्दैन। परमेश्वरका निम्ति सबै एक समान छन्।

7 तर ती नाइकेहरूले देखे कि परमेश्वरले पद्मसलाई यहूदीहरू माझ अनि मलाई गैर-यहूदीहरू माझ सुसमाचार प्रचार गर्न लगाउनु भयो

8 परमेश्वरले पद्मसलाई यहूदीहरूको प्रेरित भएर काम गर्न लगाउनु भयो। अनि मलाई पनि गैर-यहूदीहरूको प्रेरित भई काम गर्न लगाउनु भयो।

9 याकूब, पद्मस र यहून्ना अर्था जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।”

10 तिनीहरूले हामीले एउटा कुरो भने कि गरीबहरूलाई सहायता गर्न नभुल्नु। अनि मैले त्यो कुरा गर्ने भरसक प्रयास गरेको छु।

पद्मस भूलाभा थिए भन्ने पावलले औल्याउँछन्

11 जब पद्मस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरे किनभने उनी भूलाभा थिए।

12 यो कसरी भयो भने: जब पद्मस पहिलो पटक एन्टिओकमा आए उनी गैर-यहूदीहरूसँग खाए अनि बसे। जब याकूबकहाँबाट केही यहूदीहरू आए पद्मसले ती गैर-यहूदीहरूसित संगत गर्न छोडे। उनले आफूलाई गैर-यहूदीहरूदेखि अलग राखे, उनले तिनीहरूसित खातु छोडिदिए। किन? किनभने उनी यहूदीहरूसँग डराए। जसले सबै गैर-यहूदीहरूले खतना गर्नु पर्छ भनी विश्वास गर्थे।

13 त्यहाँ भएका अरू यहूदी ख्रीस्टियनहरूले पनि पद्मसको कपटीपनमा साथ दिए। बर्णाबास पनि तिनीहरूबाट प्रभावित भए अनि एक कपटीले जस्तो काम गरे।

14 मैले यी यहूदीहरूको मन विचारें। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुने मैले पद्मसलाई भने: “पद्मस तिमी यहूदी हो। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यस्तो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँचन कर लगाउँछौ?”

15 हामी यहूदीहरू जन्मेका यहूदी हो, गैर-यहूदी “पापीहरू” जस्ता होइनौं।

16 हामी जान्छौं, व्यवस्था मान्दैनमा कोही पनि परमेश्वरको अधि धर्मी बन्दैनौं। येशू ख्रीष्टमा विश्वास गरे मात्र मानिस परमेश्वरमा धर्मी बन्न सक्छ। यसकारण हामी पनि येशू ख्रीष्टमा विश्वास गर्छौं। अनि परमेश्वरको माध्यममा ख्रीष्टमा विश्वास राखेर नै हामी परमेश्वरको सेवक बनेकाछौं, व्यवस्था मानेर होइन। किन कि व्यवस्था मानेर मात्र कोही पनि धर्मी बन्न सक्दैन।

17 धर्मी बन्न हामी ख्रीष्टमा विश्वास गर्थौं। यसबाट हामी पनि पापीहरू थियौं भन्ने स्पष्ट छ। तब के ख्रीष्टले हामीलाई पापी बनाउँछन्? पक्कै होइन।

18 यदि मैले फेरि त्यही छोडिसकेको व्यवस्था प्रचार गरे भने मैले स्वीकारें कि मैले व्यवस्था भङ्ग गरे।

19 व्यवस्थामा बाँचन मैले त्यागीसकेकोछु। त्यही व्यवस्थाले मलाई मार्यो। ती व्यवस्थाकोलागि म मरिसकेकोछु ताकि म परमेश्वरकोलागि बाँचेकोछु। म ख्रीष्टसितै कूसमा टाँगिएँ।

20 यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैलाई अर्पण गर्नु भयो।

21 परमेश्वरबाट पाएको यो वरदान मलाई खुबै महत्वपूर्ण छ। किनभने यदि व्यवस्थाले हामीलाई परमेश्वरको धर्मी बनाउँदो हो त, ख्रीष्टलाई मर्न कुनै आवश्यक थिएन।

3

परमेश्वरको आशिष विश्वासबाट आउदछ

1 हे गलातीवासीहरू, कूसमा येशू ख्रीष्ट को मृत्यु बारे तिमीहरूका आँखा अधि स्पष्टसित झल्काइएकै थियो। तर तिमीहरू मर्छ रहेछौ। कसैले तिमीहरूलाई छक्काएछ।

2 मलाई एउटै कुरो भन: तिमीहरूले पवित्र आत्मा कसरी पायौ? के व्यवस्था पालन गरेर नै आत्मा पाएका हो? होइन। तिमीहरूले सुसमाचार सुनेर अनि विश्वास गरेर आत्मा पाएका छौ।

3 तिमीहरू यति मर्छ कसरी बन्नसक्छौ? तिमीहरूले आत्मासित ख्रीष्टमा जीवन शुरू गर्थौं। अनि अब के आफ्नै शक्तिले पूर्ण गर्ने कोशिश गर्छौं? यो मूर्खता हो।

4 तिमीहरूले धेरै कुराको अनुभव गरेका छौ। के ती सबै व्यर्थका भए? म आशा गर्छु ती व्यर्थै गएनन्।

5 व्यवस्था मान्छौं भनेर परमेश्वरले येशूको आत्मा दिनुभएको हो? होइन। व्यवस्था मान्छौं भनेर परमेश्वरले तिमीहरू बीच चमत्कार गरेका हुन्? होइन। तिमीहरूले सुसमाचार सुन्यौ र यसमा विश्वास गर्थौ भनेर परमेश्वरले आफ्नो आत्मा दिनु भएको र चमत्कार गर्नु भएको हो।

6 अब्राहामको बारेमा शास्त्रले त्यही भन्छ। “अब्राहामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले उनको विश्वासलाई स्वीकार गर्नु भयो। त्यसैले अब्राहामलाई परमेश्वरको धर्मी ठहराउनुभयो।”[☆]

7 यसैकारण, तिमीहरूले जान्नुपर्छ कि जोसित विश्वास छ तिनीहरू नै अब्राहामका साँच्चो सन्तान हुन्।

8 धर्मशास्त्रले भनेको थियो कि गैर-यहूदीहरूलाई विश्वासद्वारा परमेश्वरको धर्मी ठहराउनुहुनेछ। अब्राहामलाई यो सुसमाचार अधि नै सुनाइएको थियो, जस्तो शास्त्रले भन्छ, “तिमीद्वारा सम्पूर्ण जातिहरूलाई आशीर्वाद दिइनेछ।”[☆]

9 अब्राहामले यो विश्वास गरे अनि उनि आशिषीत भए। आज पनि यो त्यस्तै छ। जस-जससित विश्वास थियो तिनीहरू सबैले अब्राहामले जस्तै आशीर्वाद पाए।

10 तर व्यवस्था पछ्याउनमा भर पर्नेहरूले श्राप पाए किनभने शास्त्रले भन्छ: “व्यवस्थामा लेखिएका सबै कुरा प्रत्येकले मान्ने पर्छ। जसले मान्दैन उमाथि सराप पर्छ।”[☆]

11 यसैबाट यो प्रष्ट हुन्छ कि व्यवस्थाद्वारा कसैलाई परमेश्वरमा धार्मिक बनाउन सकिँदैन। “जो मानिस विश्वासद्वारा परमेश्वरसँग ठीक छ, ऊ सधैं बाँचिरहन्छ।”[☆]

☆ 3:6: उत्पत्ति 15:6 बाट उद्धृत गरिएको।

☆ 3:8: उत्पत्ति 12:3 बाट उद्धृत गरिएको।

☆ 3:10: व्यवस्था 27:26 बाट उद्धृत गरिएको।

☆ 3:11: हबक्क 2:4 बाट उद्धृत गरिएको।

12 व्यवस्था विश्वासमा अडेको छैन। व्यवस्थाले भन्छ, “जसले यी कामहरू गरेर बाँचन चाहन्छ उसले व्यवस्थाले भनेकै कुराहरू पालन गर्नुपर्छ।”*

13 व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैले त्यो श्राप थान्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्ड्याइन्छ त्यो श्रापित हो।”[☆]

14 परमेश्वरको आशिष सबै मानिसले पाउन सक्नु भनी ख्रीष्टले त्यसो गर्नु भएको हो। परमेश्वरले अब्राहामलाई यो आशिष प्रतीज्ञा गरे जुन ख्रीष्ट येशू मार्फत आउंदछ। येशू मर्नु भयो जसमा कि पवित्र आत्मा जुन परमेश्वरले प्रतीज्ञा गर्नु भएको हामी पाउन सक्ौं। हामी यो प्रतीज्ञा विश्वासद्वारा पाउँछौं।

व्यवस्था र वचन

15 दाज्यू-भाइ दिदी-बहिनीहरू हो, म एउटा उदाहरण दिन्छु: जब कसैले इच्छा पत्र लेख्छ र त्यो अधिकृत हन्छ, तब कसैले त्यसलाई पन्छाउन सक्दैन अथवा त्यसमा केही थपन नै सक्छ।

16 परमेश्वरले अब्राहाम “र उनका सन्तानलाई” प्रतीज्ञा गरेका थिए। परमेश्वरले “अनि तिम्ना सन्तानहरूलाई” भन्नु भएन, जसको अर्थ एक जना मानिस ख्रीष्ट मात्र हुन्छ।

17 मेरो भन्नुको मतलब: परमेश्वरले करार बनिनु भन्दा धेरै वर्ष अघि नै यो करार अब्राहामसँग गरेका थिए। व्यवस्थातः चारसय तीस वर्षपछि मात्र बनिएको हो। यसैले व्यवस्थाले करार रद्द गराउन सक्दैन र अब्राहामलाई परमेश्वरले दिएका प्रतीज्ञालाई बदल्न सक्दैन।

18 करारलाई मान्दा परमेश्वरले गरेको प्रतीज्ञा पाइन्छ र? पाइँदैन। यदि व्यवस्था मान्दा ती वस्तुहरू हामीले पाइने भए त्यो प्रतीज्ञाबाट होइन। तर अब्राहामको पक्षमा आफ्नो प्रतीज्ञाको आधारमा उपहार स्वरूप परमेश्वरले उनलाई आशिष दिनु भयो।

19 त्यसो हो भने व्यवस्था किन आवश्यक पर्यो? मानिसहरूले भूल गर्छन् भन्ने देखाउनलाई व्यवस्था दिइएको थियो। अब्राहामको खास सन्तान नआउञ्जेल सम्म त्यो व्यवस्था चलिदियो। परमेश्वरको प्रतीज्ञा यिनै सन्तानको विषयमा थियो। व्यवस्था स्वर्गदूतद्वारा दिएको थियो। स्वर्गदूतहरूले मानिसहरूलाई व्यवस्था दिँदा मोशालाई मध्यस्थ राखे।

20 तर यो एक पक्षीय भए मध्यस्थ आवश्यक पर्दैन अनि परमेश्वर केवल एउटै हुनु हुन्थ्यो।

मोशाको व्यवस्थाको उद्देश्य

21 के यसले व्यवस्था परमेश्वरको प्रतीज्ञाको विरुद्ध हो भन्ने अर्थ लाउँछ? होइन। मानिसहरूलाई जीवन दिने त्यस्तो व्यवस्था हुँदो हो, त हामी व्यवस्था पालन गरेरै धार्मिक बनिने थियौं।

22 तर यो साँचो होइन, किनकि धर्मशास्त्रले घोषणा गर्छ कि सबै मानिसहरू पापका कैदी हुन्। यसको अर्थ हुन्छ कि मानिसहरूलाई दिइएको प्रतीज्ञा विश्वासद्वारा दिइन्छ। यो येशू ख्रीष्टमा विश्वास राख्ने मानिसहरूलाई दिइएको थियो।

23 जब सम्म यो विश्वास आएको थिएन हामीहरू व्यवस्थाको कैदी थियौं। जब सम्म परमेश्वरमा गर्नु पर्ने विश्वास गर्दैनौं, हामी स्वतन्त्र हुँदैनौं।

24 यसले गर्दा ख्रीष्टको आगमन सम्म व्यवस्था हाम्रो अभिभावक थियो। ख्रीष्ट आए पछि विश्वासद्वारा हामी धर्मी बन्न सक््यौं।

25 अब विश्वासको बाटो खुलेकोछ र हामी व्यवस्थाको संरक्षणमा छैनौं।

26-27 यसकारण अब विश्वासद्वारा ख्रीष्टमा तिमीहरू परमेश्वरका बालकहरू हौं। तिमीहरू सबै ख्रीष्टमा बसिस्मा लिएर तिमीहरूले ख्रीष्टलाई नै धारण गरेका छौं।

28 अब ख्रीष्टमा कुनै मानिस यहूदी अथवा ग्रीक, कमारा अथवा फुक्का अनि स्त्री अथवा पुस्रमा पनि कुनै भिन्नता भएन। किनभने ख्रीष्ट येशूमा तिमीहरू सब एक हो।

29 तिमीहरू ख्रीष्टमा हौं भने तिमीहरू अब्राहामका सन्तान हौं। यसको अर्थ अब्राहामसित परमेश्वरले प्रतीज्ञा गरेको जम्मै आशिष पाउँदैनौं।

4

1 म यो तिमीहरूलाई भन्न चाहन्छु: उतराधिकारी जब सम्म बालक रहन्छ ऊ र कमारामा कुनै भिन्नता रहँदैन। यो सत्य हो यद्यपि उसले आफ्नो अधिकारमा रहेको प्रत्येक कुरो पाउँछ।

2 किन? किनभने बालक छउञ्जेल उसले आफ्नो अभिभावक र संरक्षकको आज्ञा मान्नुपर्छ। तर बालक जब आफ्ना बाबुले तोकिएको उमेरमा पुग्छ, ऊ मुक्त हुन्छ।

3 हामीसँग पनि त्यस्तै हो। एक समयमा हामी पनि बालक-बालिका जस्तै थियौं। हामी यस संसारका व्यर्थका व्यवस्थाका कमारा थियौं।

4 तर उचित समयमा परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो। परमेश्वरका पुत्रले एउटी स्त्रीको कोखमा जन्म लिनुभयो। उहाँ पनि व्यवस्थाको अधिनमा बस्नु भयो।

5 परमेश्वरले यसो गर्नुको कारण व्यवस्थाका अधीनमा बसेहरूलाई मुक्ति दिनु थियो। हामीलाई आफ्ना बालक बनाउने परमेश्वरको इच्छा थियो।

6 तिमीहरू परमेश्वरका छोरा-छोरीहरू हौं। त्यसैकारण परमेश्वरले आफ्ना पुत्रको आत्मा तिमीहरूको हृदयमा हाली दिनु भयो त्यही आत्मा ले पुकार्छ, “अब्बा, पिता।”

7 यसैकारण, अब तिमीहरू अघि जस्तो कमारा छैनौं। तिमीहरू परमेश्वरको पुत्र हौं। आफूले गरेको प्रतीज्ञा परमेश्वरले पूरा गर्नुहुनेछ किनभने तिमी उहाँको पुत्र हौं।

गलातीका ख्रीष्टियनहरू प्रति पावलको प्रेम

8 अधि-अधि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौं। तिमीहरू त्यस्ता देवताहरूको दास थियो जो साँचो थिएनन्।

9 अब तिमीहरूले साँचो परमेश्वरलाई चिन्नु। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अधि-अधि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन फर्कन्छो? फेरि त्यसैकै कमारा बन्न चाहन्छो?

10-11 तिमीहरूले अझै पनि व्यवस्थाको शिक्षा अनुसार खास दिन, महीना, ऋतु र वर्ष मनाउँछौं। तिमीहरूबारे मलाई डर लाग्छ कि तिमीहरूको लागि मैले जे जति परिश्रम गरे ती सबै व्यर्थ त भएनन्?

12 दाज्यू-भाइ दिदी-बहिनीहरू, म पनि तिमीहरू जस्तै थिएँ, यसकारण दया गरी अब म जस्तै भइदेऊ। अधि तिमीहरू मेरो लागि खुबै राम्रा थियो।

13 तमझ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सन्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरे।

14 मेरो बिसन्चो तिमीहरूलाई भार बन्यो। तर तिमीहरूले म प्रति घृणा दर्शाएनौं। तिमीहरूलाई छोड्न मलाई बाध्य गरेनौं। तिमीहरूले मलाई यस्तो स्वागत गर्दो कि म परमेश्वरबाट आएको दूत नै हुँ। तिमीहरूले मलाई स्वयं येशू ख्रीष्टलाई झैं स्वीकार्यो।

* 3:12: “जसले यी ... पालन गर्नुपर्छ” हेर्नुहोस्, लेवी. 18:5 ☆ 3:13: व्यवस्था 21:23 बाट उद्धृत गरिएको।

15 त्यसबेला तिमीहरू खुबै प्रसन्न थियौ। कता हरायो त्यो खुशी अहिले? मलाई सम्झना छ हुन सक्ने सब किसिमको सहायता मलाई दियो। यदि सम्भव हुन्छ्यो भने आफ्नो आँखा पनि निकालेर अनि मलाई दिने थियौ।

16 के अहिले म तिमीहरूको शत्रु भएको छु किनकि म सत्य बोल्छु?

17 ती मानिसहरू तिमीहरूमाथि खुबै चासो राख्दैछन्, तर तिनीहरूको मनसाय राम्रो छैन। तिमीहरूकोलागि त्यो राम्रो होइन। तिनीहरू चाहन्छन् कि तिमीहरू हाम्रो विरोधमा खडा हो। तिनीहरू चाहन्छन् कि तिमीहरूले तिनीहरूलाई मात्र पछ्याउनु अनि अरुलाई होइन।

18 जब मानिसहरूले तिमीमा चासो लिन्छन् भने त्यो सधैं राम्रो छ यदि उद्देश्य राम्रो छ भने। त्यो सधैं सत्य हो, म तिमीहरूसित हुँदा होस् कि नहुँदा होस्।

19 मेरा साना बालकहरू हो! जन्म दिदा आमालाई जस्तो प्रसुति पीडा हुन्छ, मलाई पनि त्यस्तै पीडा अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहुन्जेल म त्यही पीडा अनुभव गरिने रहन्छु।

20 मलाई लाग्छ यदि म अहिले तिमीहरूसित हुँदा हुँ त म मेरो स्वरको लय नै बदलाउने थिएँ किन कि म अन्योलमा परेको छु।

हागर र साराको उदाहरण

21 तिमीहरूमध्ये कतिजना मोशाको व्यवस्थाको अधीनमा रहन चाहन्छौ। भन त व्यवस्थाले के भन्छ तिमीहरू सुन्दैनौ?

22 धर्मशास्त्रले भन्छ, अब्राहामाका दुइ छोराहरू थिए। तिनीहरू मध्ये एउटाकी आमा कमारी थिई र अर्को चाँहिकी आमा मुक्त स्त्री थिई।

23 अब्राहामको कमारी पट्टीको छोरो सामान्य मानव रूपले जन्मेको थियो भने मुक्त स्त्री पट्टीको छोरो परमेश्वरले अब्राहामलाई दिएको प्रतिज्ञा अनुसार जन्मेको थियो।

24 यो सत्य कथाले हाम्रो अघि एउटा चित्र खडा गर्छ। ती दुइ स्त्रीहरू परमेश्वर र मानिस बीचको करार स्वरूप हुन्। एउटा करार सँनि पर्वत को परमेश्वरले बनाएको व्यवस्था हो। यस संझौताको अधीन रहने मानिसहरू कमारा जस्ता हुन्। हागर नाउँकी आमा त्यही करार जस्तो हो।

25 हाम्रा अरब देशमा सँनि पाहाड जस्तो हो र ऊ यसशलेमको वर्तमान नगर यहूदीको प्रतिरूप हो। यो नगर एउटा कमारा हो र यसका मानिसहरू (यहूदी) कमाराहरू हुन्।

26 तर स्वर्गीय यसशलेम एउटी मुक्त नारीको प्रतीक हो। यिनी हाम्री माता हुन्।

27 धर्मशास्त्रमा यो लेखिएको छ:

“खुशी होऊ, हे बाँझी नारी,
जसले कुनै बालकलाई जन्म दिनु सकिनौ,
हर्षले कराऊ, जोडले चिच्याऊ,
की प्रसव पीडा तिमीले कहिल्यै अनुभव गरिनौ।
त्यो नारी जसको पति छैन, उसैका धेरै सन्तान होलान्,
पतिसितै रहने स्त्रीको बरु छोरा-छोरी नहोला।”

यशैया 54:1

28 अब्राहामको एउटा छोरो सामान्य रूपले जन्मेको थियो। अर्को छोरो परमेश्वरको प्रतीज्ञा अनुसार आत्माको शक्तिले जन्मेको थियो।

29 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरू पनि ती इसहाक जस्तै प्रतीज्ञाका छोरा-छोरीहरू हो। सामान्य रूपमा जन्मने छोरोले अर्को छोरासँग दुर्व्यवहार गरेको थियो। आज पनि त्यस्तै भइरहेछ।

30 तर धर्मशास्त्रले के भन्छ? “कमारी र उसको छोरोलाई निकाली देऊ! मुक्त स्त्रीको छोरोले आफ्ना पिताका सबै थोक पाउनेछ। तर कमारीको छोरोले केही पाउने छैन।”*

31 यसैकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! हामी कमारीको छोरा-छोरी होइनौ। हामी स्वतंत्र स्त्रीका छोरा-छोरीहरू हो।

5

अहिले हामी मुक्त छौ

1 ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्दली भएर व्यवस्थाकै कमारा नबन।

2 सुन! म पावल हुँ। म भन्छु, यदि खतना गरी तिमीहरू फेरि (व्यवस्थामै) फर्कन्छौ भने तिमीहरूका लागि ख्रीष्ट असल हुनुहुन्न।

3 फेरि म प्रत्येकलाई चेतावनी दिन्छु यदि खतना गर्न राजी छौ भने तिमीहरूले मोशाको सबै व्यवस्था पालन गर्न बाध्य हुनेछौ।

4 यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्क्यौ।

5 हाम्रोलागि भने विश्वासद्वारा मात्रै परमेश्वर अघि धर्मी बन्ने आशा गर्न सकिन्छ। अनि त्यो आशा आम्नाबाट पाउन हामी पखिरेहेका छौ।

6 कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आँफै प्रकट हुन्छ।

7 तिमीहरू राम्रो दौड दौडिरेह्यौ। सत्य पालन गरिरहेका थियौ। सत्य बाटो हिंडुनमा तिमीहरूलाई कसले रोक्थ्यो?

8 यो रोकबाट तिमीलाई परमेश्वरबाट भएको होइन जसले तिमीहरूलाई छान्नुभयो।

9 होशियार होऊ, “अलिकति खमीरले पनि जम्मे पीठोको डल्लालाई फुलाउँछ।”

10 मलाई परमेश्वरले पुरा भरोसा दिनुहुन्छ कि तिमीहरूले त्यस्तो विचारलाई स्वीकार्नै छैनौ। त्यस्तो विचारमा कसैले तिमीहरूलाई अल्मल्याउँदैन। ऊ जो सुकै होस् दृण्ड पाउने नै छ।

11 मेरा दाज्यू-भाइहरू हो! मानिसले खतना गर्ने पछि भनेर मैले सिकाएको छैन। त्यस्तै सिकाउँदछु भने फेरि मेरो खेदो किन गरिन्छ? मैले मानिसहरूलाई खतना गर्नु सिकाएकै हो भने ख्रीष्टबारे मेरो प्रचारमा कुनै समस्या नै बन्ने थिएन। यदि मैले खतना गर्न मानिसहरूलाई सिकाई रहेको छैन भने, तब कूसको विषयमा मेरो शिक्षा कुनै समस्या नै होइन।

12 म त चाहन्छु, कसैले खतनाको दुःख बिसाउँछ भने तिमीहरू आफ्नो काममा अघि बढ्दै जाऊ अनि तिनीहरू नै बरु खसी बनुन।

13 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतंत्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतंत्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर।

14 सम्पूर्ण व्यवस्था यही एक आदेशमा समेटिएको छ: “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरुलाई पनि गर।”*

* 4:30: उत्पत्ति 21:10 बाट उद्धृत गरिएको। * 5:14: लेवी 19:18 बाट उद्धृत गरिएको।

- 15 तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ।
 आत्मा र मानवता
 16 यसैले म भन्छु: आत्मा अनुसार बाँच। त्यसो गर्यो भने तिम्रा पापपूर्ण स्वभावले चाहेको खराब काम गर्न छैनौ।
 17 हाम्रो पापपूर्ण स्वभावले यस्तो कुरो चाहन्छ जुन आत्मा विरुद्ध हुन्छ। अनि आत्माले चाँहि यस्तो कुरो चाहन्छ जुन हाम्रो पापपूर्ण स्वभावको विरुद्ध हुन्छ। यी दुइ कुराहरू एक अर्कोको विपरीत छन्। यसैकारण तिमीले साँच्चै गर्नु चाहेको कुरो गर्न सक्तैनौ।
 18 तर आत्माबाट डोरियो भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ।
 19 हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुन: यौन पाप, अशुद्धता, अनैतिकता,
 20 मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी,
 21 ड्राह, मद्रूपान, मोजमज्जा र यस्तै अरु-अरु। मैले पहिले पनि चेतावनी दिएकै हुँ र अहिले पनि दिन्छु: जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्।
 22 तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विस्वस्तता,
 23 नम्रता, संयम दिदछ। यी कुराहरू भूल हुन् भन्ने कुनै व्यवस्थामा छैन।
 24 ख्रीष्ट येशूमा हुनेहरूले आफ्ना यस्ता पापपूर्ण स्वभावलाई क्रूसमा झुण्ड्याएका हुन्छन्। तिनीहरूले आफ्ना वासना र अशुभ कामना जो तिनीहरूको पाप स्वभावले चाहन्छ, त्यागी सकेका हुन्छन्।
 25 आत्माबाट हामीले नयाँ जीवन पाउँदछौं। जीवनको पथ प्रदर्शनको निम्ति हामीले आत्मालाई पछ्याउनु पर्छ।
 26 हामीले अर्कोलाई रीस उठाउनु हुँदैन। र हामीले एक-अर्कोको ड्राह गर्नु हुँदैन।

6

एक अर्कोलाई सघाऊ

- 1 दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ।
 2 एक-अर्कोको दुःखमा सहायता गर। यसो गर्यो भने तिमीले ख्रीष्टको व्यवस्थालाई साँचोसित पालनगरेका हुनेछौ।
 3 यदि कोही मान्य नहुँदा-नहुँदै पनि आफूलाई मान्य नै सम्झन्छ भने उसले आफैलाई धोखा दिइरहेकोछ।
 4 कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैले जाँचोस्। तब मात्र ऊ गर्वित हुनसक्छ।
 5 प्रत्येक आफ्नो अभिभारा आफै स्वीकार गरोस्।
 जीवन खेत रोपे जस्तो हो
 6 जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँडोस्।
 7 आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्तैनौ। मानिसले जे रोफ्छ त्यही फल्छ।
 8 यदि कसैले आफ्नै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ।
 9 राम्रो काम गर्नामा हामी थाक्नु हुँदैन। यदि हामी कर्म गर्न रोकिएनौ भने ठीक समयमा हामी बाली उठाउन पाउँछौं।
 10 जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्।
 पावल आफ्नो पत्र समाप्त गर्छन्
 11 यो म आफै लेख्दैछु। हेर कति लामो चिट्ठी म लेख्छु।
 12 कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरुले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्।
 13 जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफै व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफूमा गर्व गर्छन्।
 14 म चाँहि त्यस्ता कुरामा गर्व गर्दिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागि म मरिसकेको छु।
 15 खतना किन गर्नु? त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु।
 16 यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जन्मै मानिसहरू प्रति शान्ति र करुणा रहोस्।
 17 अब उसो कसैले मलाई धेरै कष्ट नदेऊ। मेरो शरीरभरि चोटका दागहरू छन्। यी दागहरूले प्रमाण गर्छ कि म ख्रीष्ट येशूकै हुँ।
 18 मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन।

एफिसीहस्ताई पावलको पत्र

1 परमेश्वरको इच्छा अनुसार प्रेरित बनेको पावलबाट परमेश्वरका पवित्र जनहस्ताई जो एफिससमा छन् तथा ख्रीष्ट येशूमा विश्वास राख्नेहस्ताई अभिवादन!

2 हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट सबैलाई अनुग्रह र शान्ति होस्।

ख्रीष्टमा हुनेहस्ताई आत्मिक आशिष

3 उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा।

4 ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुने निर्दोष र पवित्र जन रहन सक्नु भनी हामीलाई प्रेमले छान्नु भएको हो।

5 अनि संसारको सृष्टि हुनु भन्दा पहिल्यै परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्ना बालकहरू बनाउने निश्चय गर्नुभयो। यो उहाँको इच्छा थियो। यसैमा उहाँ प्रसन्न हुनुहुन्थ्यो।

6 उहाँको यही आश्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसाणीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।

7 हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं।

8 परमेश्वरले ज्ञान र समझसँग यो अनुग्रह अत्यन्तै उदारतापूर्वक दिनुभयो।

9 आफ्ना गुण योजना हामीलाई जनाउनु भएकोछ। परमेश्वर यही चाहानु हुन्थ्यो र उहाँले यो ख्रीष्टद्वारा गर्न योजना गर्नुभयो।

10 ठीक समयमा आफ्नो योजना पूर्ण गर्ने परमेश्वरको उद्देश्य हो। स्वर्ग र पृथ्वीका सबै थोक ख्रीष्टको अधीनमा गर्ने उहाँको योजना थियो।

11 परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउनु हुन्छ।

12 ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमा हामीले प्रशंसा ल्याउन सकौं।

13 तिमीहरू पनि त्यस्तै हौं। तिमीहरूले आफ्नो मुक्तिको बारेमा साँचो शिक्षा-सुसमाचार सुनिहाल्नु। सुसमाचार सुनेपछि तिमीहरूले ख्रीष्टमा विश्वास गर्नु। अनि परमेश्वरले आफ्नो विशेष छाप तिमीहरूमा लगाउनु भयो र तिमीहरूलाई पवित्र आत्मा दिनुभयो जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो।

14 पवित्र आत्मा चाँहि परमेश्वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरेका कुराहरू पाउनु नै भन्ने एउटा जमानत हो। यसले परमेश्वरमा हुनेहस्ताई पूर्ण स्वतंत्रता दिनेछ। यी सबको उद्देश्य हो परमेश्वरको महिमाको प्रशंसा ल्याउनु।

पावलको प्रार्थना

15-16 त्यसैले मेरा प्रार्थनाको समयमा म सधैं तिमीहरूलाई संझन्छु र तिमीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। मैले त्यसै बेलादेखि यसो गर्न थालेको हुँ जब मैले प्रभु येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै मानिसहरू प्रति तिमीहरूको प्रेमको बारेमा सुनें।

17 म सधैं हाम्रा प्रभु येशू ख्रीष्टका महिमामयी पिता परमेश्वरलाई प्रार्थना गर्दछु कि उहाँले तिमीहरूलाई यस्तो आत्मा दिऊन जसले परमेश्वरको बारेमा ज्ञान र प्रकाश होस् र उहाँलाई पुरे बुझ्न सक्ने बनाउनु।

18 म प्रार्थना गर्दछु, कि उहाँले तिमीहरूको हृदयको आँखा खोल्दिनु ताकि तिमीहरू आशालाई चिन्न सक् जसका निम्ति परमेश्वरले तिमीहरूलाई चुन्नु भयो। अनि परमेश्वरले आफ्ना पवित्र जनहरूलाई वचन दिनुभएको आशिष कति सम्पन्न र महिमामाली रहेछ त्यो पनि जान्नेछौं।

19 अनि हामी विश्वास गर्नेहरूकोलागि परमेश्वरको शक्ति अति महान छ भन्ने कुरो पनि बुझ्नेछौं।

20 त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टीराख्नुभएको थियो।

21 परमेश्वरले ख्रीष्टलाई सबै शासक, अधिकारी, शक्तिशाली राजाहरूभन्दा पनि बढता महत्वपूर्ण बनाउनु भयो। कुनै यो संसारको दास अथवा भविष्यको संसारको दास, कुनै पनि शक्ति भन्दा ख्रीष्ट महत्वपूर्ण हुनुहुन्छ।

22 परमेश्वरले हरेक कुरालाई ख्रीष्टको अधीनमा राखिदिनु भयो अनि मण्डलीको हरेक कुरामा उहाँले ख्रीष्टलाई नै सर्वोच्च अधिकारी बनाउनु भयो।

23 मण्डली भनेको ख्रीष्टको शरीर हो। मण्डली ख्रीष्टले परिपूर्ण छ जसले सब थोक सब तरह ले भरिपूर्ण गरिदिन्छ।

2

मृत्युदेखि जीवन

1 बितेका दिनहरूमा आफ्ना पापहरू र परमेश्वर विरोधी कर्महरूले गर्दा तिमीहरूका आत्मिक जीवन मृत थियो।

2 हो पनि, अधि तिमीहरू त्यस्तै पापहरूमा बसेका थियौं। तिमीहरू सांसारिक मानिसहरू झैं बाँचिरहेका थियौं। तिमीहरूले वायु मण्डलको दृष्ट शक्तिहरूको शासकलाई पछ्यायौं। अझै पनि परमेश्वरलाई नमान्नेहरूमा त्यही आत्माको काम गर्दछ।

3 गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दृष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्ने पर्ने थियो। हामी अरु जस्तै थियौं।

4 तर परमेश्वरको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ।

5 हाम्रो पापहरूको कारणले हामी आत्मिक रूपले मृत थियौं। तर परमेश्वरले हामीलाई ख्रीष्टसित नयाँ जीवन दिनुभयो। हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं।

6 अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामी ख्रीष्ट येशूमा सम्मिलित भएकोले हो।

7 भविष्यमा आउने सबैसन्तानलाई आफ्नो अनुग्रह कति सम्पन्न छ भन्ने अगाध सम्पत्ति देखाउनलाई परमेश्वरले यसो गर्नु भएको छ। ख्रीष्ट येशूमा हुने हामीहरू प्रति दयावान बनेर परमेश्वरले त्यो अनुग्रह देखाउनु हुन्छ।

8 तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हो। तिमीहरू आफैले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो।

9 तिमीहरू आफ्नो काम-कुराले बाँचेका हुँदै होइनौ। यसैले कसैले यसको गर्व गर्न सक्दैनौ।

10 हामी जस्तो छौं त्यस्तो परमेश्वरले नै बनाउनु भएको हो। ख्रीष्ट येशूमा असल काम गर्नलाई हामीलाई नयाँ जीवन दिइएको छ। हाम्रा लागि ती राम्रा काम गर्दै हामीहरू बाँचौं भनेर परमेश्वरले यसो गर्नु भएको हो।

ख्रीष्टमा एक

11 तिमीहरू गैर-यहूदी भएर जन्म्यौ। यहूदीहरूले तिमीहरूलाई “खतनाहीन” भन्छन्। तिमीहरूलाई “अशिष्टछेदित” भन्ने यहूदीहरू आफूलाई चाँहि “खतनाका” भन्छन्। तिनीहरूको शरीर मानव हातले खतना गरिएको छ।

12 याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्त्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुबन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियो र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियो।

13 हो, एक समयमा तिमीहरू परमेश्वरदेखि टाढा थियौ। तर अहिले तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ। ख्रीष्टको रगतद्वारा तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ।

14 ख्रीष्टको कारणले अहिले हामीले शान्ति पाएका छौं। ख्रीष्टले हामी दुबैलाई एक बनाउनु भएको थियो। यहूदी र गैर-यहूदीहरू बीचमा पर्खाल लागे जस्तै छुट्टिएका थिए। तिमीहरू आपस्तमा घृणा गर्थे। तर ख्रीष्टले आफ्नै शरीरले घृणाको पर्खाल भत्काइदिनु भयो।

15 यहूदी नियममा धेरै विधान र आज्ञाहरू थिए। तर ख्रीष्टले व्यवस्थालाई समाप्त गरिदिनु भयो। मानिसहरूको यी दुई अलग समूहलाई आफूमा एउटै नयाँ मानिस बनाउने र यसरी शान्ति ल्याउने ख्रीष्टको उद्देश्य थियो।

16 क्रूसद्वारा ख्रीष्टले दुइ समूह बीचको घृणा समाप्त गराइदिनु भयो अनि तिनीहरूलाई एउटा शरीरमा सम्मिलित गराउनु भयो। ख्रीष्टले तिनीहरूलाई परमेश्वरतिर तान्न चहान्नु हुन्थ्यो। उहाँले यो कामको घृणालाई क्रूसमा मारेर गर्नुभयो।

17 ख्रीष्ट आउनु भयो अनि तिमीहरू बीच शान्तिको प्राचर गर्नुभयो जो परमेश्वरदेखि टाढा थियो। अनि तिमीहरूमा शान्ति प्राचर गर्नुभयो जो परमेश्वरको नजिक थिए।

18 हो, ख्रीष्ट मार्फत हामी सबैलाई एक आत्माद्वारा पिताकहाँ आउने अधिकार दिइयो।

19 यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ।

20 तिमी विश्वासीहरू परमेश्वरका भवन हो जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ।

21 त्यो सम्पूर्ण भवन ख्रीष्टमा गाँसिएको छ। यो प्रभुमा पवित्र मन्दिर बनेर बढदछ।

22 अनि ख्रीष्टमा तिमीहरू पनि अस्हरूसितै निर्मित छौ। आत्माद्वारा तिमीहरू पनि यस्तो एउटा स्थान बनिदैछौ जहाँ परमेश्वर बसु हुन्छ।

3

अन्य जातीहरूमा पावलको काम

1 यसर्थ, म ख्रीष्ट येशूको केटी हुँ, र तिमीहरूको पनि एक केटी जो यहूदीहरू होइनौ।

2 अवश्य तिमीहरू जान्दछौ कि परमेश्वरले आफ्ना अनुग्रहले तिमीहरूलाई सहायता गर्न मलाई यो काम सम्पन्न भएकोछ।

3 परमेश्वरले मलाई आफ्नो गुप्त योजना दर्शाउनु भयो। यसबारे मैले केही लेखिसकेकेछु।

4 अनि मैले लेखेका ती कुराहरू पढ्यौ भने ख्रीष्टको बारेमा गुप्त सत्यता मैले बुझेको रहेछ भन्ने तिमीहरू जान्नसक्छौ।

5 अधि-अधिका मानिसहरूलाई त्यो गुप्त सत्यता दर्शाइएको थिएन तर अहिले आत्माद्वारा त्यो गुप्त रहस्य उहाँको पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई दर्शाइएकोछ।

6 गुप्त सत्यता यही हो: परमेश्वरले आफ्ना यहूदी मानिसहरूलाई दिनुभएको त्यही कुराहरू गैर-यहूदीहरूले पनि पाउनेछन्। गैर-यहूदीहरू यहूदीहरूसितै एक जीउमा सम्मिलित हुनेछन् अनि ख्रीष्ट येशूमा दिइएको परमेश्वरको वचनको सहभागी हुनेछन्। सुसमाचारको कारणले गैर-यहूदीहरूले यी सबै पाउनेछन्।

7 परमेश्वरको विशेष अनुग्रहले, म सुसमाचारको एक जना सेवक बनिँँ। उहाँले आफ्नो शक्तिद्वारा मलाई यो अनुग्रह दिनुभएको छ।

8 परमेश्वरका मानिसहरू मध्ये म सबभन्दा तुच्छ हुँ। तर उहाँले मलाई ख्रीष्टको अनन्त धनस्वी सुसमाचार बारे गैर-यहूदीहरू माझ प्राचर गर्ने यो उपहार दिनुभयो। त्यस धनको महिमा बुझिन्नसक्नुको छ।

9 अनि परमेश्वरले मलाई उहाँको गुप्त सत्यताको योजना बारे सबै मानिसलाई भनि दिने काम दिनुभयो, त्यो सत्यता आदि कालदेखि नै उहाँमा लुकेको थियो। उहाँले परमेश्वर हुनुहुन्छ जसले सब कुरा सृष्टि गर्नु भयो।

10 उहाँको उद्देश्य थियो कि स्वर्गीय य ठाँउका जम्मे शासकहरू र अधिकारीहरूले परमेश्वरले आफ्नो ज्ञान विभिन्न प्रकारले प्रदर्शन गर्नुहुन्छ भन्ने जानुन्।

11 शुगौ अधि परमेश्वरले बनाउनु भएको योजना अनुसार यो गरिएकोछ। आफूले योजना गरेकै अनुरूप उहाँले यो गर्नुभयो। उहाँले यो हाम्रा प्रभु ख्रीष्ट येशू मार्फत गर्नुभयो।

12 ख्रीष्टमा हामीहरू परमेश्वरको अधि निर्भय भई विश्वाससित उभिन सक्छौ। ख्रीष्टमा विश्वासद्वारा हामी यो गर्न सक्छौ।

13 यसैले म तिमीहरूलाई बिन्ती गर्दछु तिमीहरूको कारण मेरा कष्टहरू देखेर तिमीहरूले हेरश खानु हुँदैन र आशा पनि मारु हुँदैन। मेरो कष्टले तिमीहरूमा आदर ल्याउने छ।

ख्रीष्टको प्रेम

14 यसर्थ पिता अधि प्रार्थनामा म झुकदछु।

15 स्वर्गको र पृथ्वीको प्रत्येक परिवारले उहाँबाटनै यसको नाम लिदछन्।

16 म पितालाई आफ्नो महिमाप्रती सम्पत्ती अनुसार तिमीहरूलाई शक्ति प्रदान गर्नु भनी प्रार्थना गर्दछु, जसमा कि आफ्ना आत्मामा तिमीहरू दरिलो हुन सक्छे। उहाँको आत्माद्वारा उहाँले तिमाहरूलाई त्यो शक्ति दिनु हुन्छ।

17 तिमाहस्को विष्वासको कारणले खीष्ट तिमीहस्को हृदयमा बस्नु भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु, खीष्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरूले पउनु।

18 अनि प्रार्थना गर्दछु कि परमेश्वरका जम्मै तिमीहरूलाई र परमेश्वरको पवित्रजनले खीष्टको प्रेमको महानता बुझ्ने शक्ति पाउनु। म यो पनि प्रार्थना गर्दछु कि उहाँको प्रेमको चौडाई, लम्बाई, उँचाई र गहिराई तिमाहस्को बुझ्न सक।

19 खीष्टको प्रेम मानव समझ भन्दा बाहिर छ। तर तिमीहरूले त्यो प्रेम बुझ्न सक् भन्ने मेरो प्रार्थना छ।

20 परमेश्वरको शक्ति जो हामीभित्र काम गरिरहेकोछ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ।

21 मण्डलीमा अनि खीष्ट येशूमा सदा सर्वदा र युग-युगसम्म उहाँको महिमा भइरहोस्। आमिन।

4

शरीरमा एकता

1 म कैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु।

2 सधैं नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह।

3 आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर।

4 शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए।

5 एउटै प्रभु, एउटै विश्वास र एउटै बलिस्मा छ।

6 परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ।

7 खीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो।

8 त्यसैले शास्त्रमा यस्तो भनिएको छ,

“उहाँ माथि आकाशमा जानुभयो,

आफूसितै कैदीलाई बन्दी बनाएर लानु भयो, अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”

भजनसंग्रह 68:18

9 “उहाँ माथि जानु भयो” भन्दा के बुझ्न सकिन्छ? यसको अर्थ, पहिले उहाँ तल पृथ्वीमा आउनु भयो।

10 येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्लो आकाशमा जानु भयो। त्यो आफ्नै पूर्ण होस् भनेर खीष्टले यस्तो गर्नुभयो।

11 अनि खीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई मण्डलीको गोठाला र कसैलाई शिक्षक बनाउनुभयो।

12 खीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु खीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा खीष्टको शरीर ताकि खीष्टको शरीर बलियो बनीयोस।

13 हामी सबै एउटै विश्वासमा नबाँधिउञ्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुञ्जेल, हामी परिपक्व मानिस नबनिउञ्जेल, हामी खीष्ट जस्तै उन्नत नहुञ्जेल र उहाँको पूर्णता प्राप्त नगर्नुञ्जेल यो काम गरि नै रहनुपर्छ।

14 तब हामी नानीहरू जस्तो हुने छैनौं। हामी छाला जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटोमा तान्न हर प्रकारको चेष्टा गर्छन्।

15 तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले खीष्ट जस्तै नहुञ्जे बडिर्हनेछौं। खीष्ट शिर हुनुहुन्छ र हामी शरीर हौं।

16 सम्पूर्ण शरीर खीष्टद्वारा गौंसिएको छ। शरीरको प्रत्येक अङ्ग एक-अर्कामा जोडिएकोछ र शरीरको जोडनीले एक गरेको छ। प्रत्येक अङ्गले आ-आफ्नै काम गर्छ। अनि यसैले सम्पूर्ण शरीर विकास गर्छ र प्रेममा दृढ हुन्छ।

बोँच्ने तरिका

17 म यो भन्छु र प्रभुको सम्बन्धमा चेतावनी दिन्छु: परमेश्वरलाई नचिन्नेहरू जस्तो भएर नबस। तिनीहरूका विचार निकम्मा हुन्छन्।

18 ती केही बुझ्न सक्तैनन्, अनि केही जान्दैनन् किन कि तिनीहरू सन्न अस्वीकार गर्छन् त्यसैले परमेश्वरले दिएको जीवन जस्तो तिनीहरूको जीवन हुँदैन।

19 लज्जा अनुभव गर्ने क्षमता तिनीहरूले गुमाएका छन्। कुकर्म गर्न मै तिनीहरूका जीवन पूर्णरूपले लागेकाछन्। हर प्रकारको नीच काम गर्न ती सधैं तयसन्धन्।

20 तर तिमीहरूले सिकेको खीष्टको कुरा त्यस्तो होइन।

21 म जान्दछु, तिमीहरूले खीष्टको बारेमा सुनेकाछौ अनि तिमीहरू उहाँमा छौ, यसर्थ तिमीहरूले सत्यता सिक्नौ। हो, खासमा सत्यता येशूमा छन।

22 तिमीहरूलाई आफ्नो पुरानो स्वभाव छोड्न सिकाइयो। त्यसको अर्थ, अधिका दिनहरूमा फछ्याइ हिडेको कुमार्गलाई तिमीहरूले त्यागनु पर्छ। त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छ।

23 तिमीहरू आफ्ना मन र आत्मामा नयाँ बनाइनु पर्छ।

24 तिमीहरू नयाँ मानिस बनिनु पर्छ जस्तो विश्वास अनुसार धर्म र पवित्र जीवन बोँच्न परमेश्वरले तिमीहरूलाई आफ्नै अनुरूपमा सिर्जनु भएको छ।

25 यसैले तिमीहरूले झूटो बोल्नु छोड्नुपर्छ। “आपसमा सधैं साँचो बोला।” किनभने हामी आपस्तमा एउटै शरीरका अङ्गहरू हौं।

26 “जब तिमी रिसाउँछौ त्यस दिनभरि नरिसाऊ। रिसले कुनै पाप नगराओस्।” अनि दिनभरि नरिसाई बस।

27 शैतानलाई जित्रे मौका नदेऊ।

28 यदि कसैले चोर्छ भने त्यसले त्यो बानी छोडोस्। उसले आफ्ना हात असल काममा लगाओस्। तब मात्र गरीब मानिसहरूलाई दिनु उसकोमा केही हुनेछ।

29 बात गर्दा चोट पर्ने शब्द नचलाऊ। मानिसलाई चाहिने कुरो मात्र गर जसले मानिसलाई बलियो बनाउछ। तब मात्र तिम्रा कुरा सुन्नेहरू लाभान्वित हुन्छन्।

30 पवित्र आत्मालाई दुःखित नतुल्याऊ। आत्मा नै प्रमाण हो के तिमी परमेश्वरका है। उपयुक्त समयमा परमेश्वरले तिमीलाई मुक्त गर्नु हुनेछ भन्ने देखाउनुलाई नै उहाँले त्यो आत्मा दिनुभएको हो।

31 तियापना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर।

32 आपसमा दयालु र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।

5

- 1 तिमीहरू परमेश्वरका नानीहरू हो जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैले परमेश्वर जस्तै हुने कोशीश गर।
- 2 प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो।
- 3 तिमीहरूका विचमा यौन अपराध हुनुहुँदैन। कुनै प्रकारको अनैतिकता अथवा लालच अझै धेरै हुनुहुँदैन। किन? किनभने यस्ता कुराहरू परमेश्वरका जनलाई उचित छैन।
- 4 तिमीहरू मात्र नराम्रो बातचीत हुनु हुँदैन। मूर्ख कुरा नगर अनि अनुचित मजाक पनि नगर। यी कुराहरू तिमीहरूलाई ठीक छैन। यसको सट्टामा तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ।
- 5 यसमा निश्चय होऊ: यदि तिनीहरूले यौन अपराध गरे अथवा बेइमान्दारी बने आफ्नै निम्ति लोभी बने भने ख्रीष्ट औ परमेश्वरको राज्यमा तिमीहरूले ठाउँ पाउने छैनौ। लोभी चाँहि मृतिपूजक हो।
- 6 मिश्र्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ।
- 7 तिनीहरूसित त्यस्तो काम गर्नु हुँदैन।
- 8 बितेका दिनहरूमा अन्धकारले पूर्ण थियो, तर अहिले तिमी प्रकाशले पूर्ण छौ। यसैले, प्रकाशका बालकहरू जस्तै बाँच।
- 9 प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ।
- 10 प्रभु के कुराले खुशी हुनुहुन्छ त्यो बुझ्ने कोशिश गर।
- 11 अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अध्याराका कामहरू मिश्र्या हुन भन्ने देखाऊ।
- 12 अन्धकारमा मानिसहरूले गर्ने कुराहरूको चर्चा गर्नु पनि शरमको कुरा हो।
- 13 तर जब हामी ती गुप्तपले अध्यारोमा गरिएका कुराहरू उदाङ्गो बनाउँछौ प्रकाशले ती कुराहरूलाई प्रत्यक्ष पारिदिन्छ।
- 14 अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौ:

“जाग, हे निदाएकाहरू हो!

मृत्युबाट उठ,

अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।”

- 15 यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सतर्क होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच।
 - 16 हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ।
 - 17 यसर्थ मूर्ख नबन। सट्टामा, प्रभुले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ।
 - 18 दाखरस खाएर नमात। त्यसले तिमी आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ।
 - 19 आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा संगीत बनाऊ।
 - 20 सधैं सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ।
- पति र पत्नीहरू
- 21 एक-अर्कालाई मान्न इच्छुक होऊ किनकि तिमीहरू ख्रीष्टलाई आदर गर्छौ।
 - 22 पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तै आ-आफ्ना पतिको अधीनमा बस।
 - 23 जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ।
 - 24 जसरी मण्डली ख्रीष्टको अधिकारमा छ त्यसरी पतिहरू पनि हरेक कुरामा पतिहरूको अधिकारमा रहनु पर्छ।
 - 25 पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो।
 - 26 मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो।
 - 27 उहाँले मण्डलीलाई महिमित दुलही बनाउनु तथा कलंक, चाउरी वा त्यस्तै कुनै ऋटिरहित बनाउन तथा उनलाई शुद्ध र निर्दोष पार्नु आफैलाई बलि दिनुभयो।
 - 28 अनि पतिहरूले पनि आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। आफ्नो शरीरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई प्रेम गर। पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।
 - 29 अनि कसैले पनि आफ्नो शरीरलाई कहिल्यै धृणा गर्दैन। हरेकले आफ्नो शरीरलाई, स्याहाछ अनि खाना दिन्छ। अनि मण्डलीको निम्ति ख्रीष्टले पनि त्यसै गर्नु हुन्छ।
 - 30 किनकि हामी उहाँको शरीरका अङ्ग हौं।
 - 31 धर्मशास्त्रले भन्छ, “त्यसैले मानिसले आफ्ना माता-पितालाई छोड्छ र आफ्नो पत्नीसित मिल्दछ र ती दुई एक हुन्छन्।”[☆]
 - 32 यो मूत्र सत्यता खुबै महत्त्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डलीसित छ।
 - 33 तर तिमीहरू प्रत्येकले आफ्नो पत्नीलाई प्रेम गर्नु पर्छ जस्तो आफुले आफैलाई प्रेम गर्छ। अनि पत्नीले पनि आफ्नो पतिलाई आदर गर्नु पर्छ।

6

बालकहरू र आमा-बाबुहरू

- 1 बालकहरू हो, प्रभुले चाहेको जस्तो, आफ्ना आमा-बाबुले भनेको मान। त्यो बाहेक, गर्नु पर्ने राम्रो कुरो यही हो:
- 2 शास्त्रले भन्छ, “तिमीहरूले आफ्ना आमा-बाबुको आदर गर्नु पर्छ।”[☆] यो पहिलो आज्ञा हो, यसमा प्रतिज्ञा पनि छ।
- 3 त्यो प्रतिज्ञा हो: “तब तिमी हरेक कुरो ठीक हुन्छ र संसारमा तिमीले लामो आयु पाउनेछौ।”[☆]

☆ 5:31: उत्पत्ति 2:24 बाट उद्धृत गरिएको।

☆ 6:2: प्रस्थान 20:12; व्याख्या 5:16 बाट उद्धृत गरिएको।

☆ 6:3: प्रस्थान 20:12; व्याख्या 5:16 बाट उद्धृत गरिएको।

4 पिताहरू हो, आफ्ना बालकहरूलाई रिस नउठाऊ। तिमीहरूलाई प्रभुको शिक्षा र तालीममा हुर्काऊ।

कमाराहरू र मालिकहरू

5 कमाराहरू हो, पृथ्वीमा आफ्ना पार्थीव मालिकहरूको आज्ञा, डर र आदरसहित सम्पूर्ण हृदयले पालन गर जसरी ख्रीष्टको आज्ञा पालन गर्दछौ।
6 तिमीहरूले हेरिरहेको बेला तिमीहरूको मन जित्र तिमीहरूका सामुन्ने मात्र तिमीहरूले आज्ञा पालन गर्नु होइन तर तिमीहरूले ख्रीष्टको आज्ञा पालन गरे झैं तिमीहरूलाई मान।

7 आफ्नो कर्तव्य खुशीसाथ गर। प्रभुको निम्ति कर्तव्य गरे झैं गर औ मानिसको निम्ति गरेको जस्तो होइन।

8 याद राख, ऊ कमारा होस कि मुक्त होस् राम्रो काम गर्ने हरेकलाई पुरस्कार दिने प्रभु नै हुनुहुन्छ।

9 अनि मालिकहरू, तिमीहरूले पनि आफ्ना कमाराहरूसित उस्तै व्यवहार गर। तिमीहरूलाई नधम्काऊ। मनमा राख कि तिमीहरूका मालिक र उनीहरूका मालिक उही एक हुन्छ अनि उहाँ स्वर्गमा हुनुहुन्छ। उहाँले हरेक मानिसलाई एकै प्रकारले जौँचुनु हुन्छ।

परमेश्वरको हात-हतियार धारण गर

10 मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन।

11 परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्यौ।

12 हाम्रो लडाईं पृथ्वीका मानिसहरूसित छैन। हामी त यस संसारको अन्धकारको शासक, अधिकारी र शक्तिहरूसित लडिरहेछौं। हाम्रो लडाईं त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरुद्ध छ।

13 त्यसैले तिमीहरूले परमेश्वरको पूर्ण हातहतियार पाउनु आवश्यक छ। अनि मात्र त्यस खराब दिनको सामना दृढता पूर्वक गर्न सक्यौ। जम्मै लडाईं शेष गरिसके पछि पनि अझै उभिरहन सक्यौ।

14 यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर

15 प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचारको जुता जस्तो तिमी खुट्टामा लगाऊ।

16 अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दृष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ।

17 परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो।

18 सधैं पवित्र आत्मामा प्रार्थना गर। सब किसिमका प्रार्थनाहरू सहित प्रार्थना गर अनि आफुलाई चाहिएको हर थोक माग। यसो गर्नु तिमी सदा तयार बस। प्रार्थना गर्नु कहिल्यै नछोड। सधैं परमेश्वरका सबै मानिसहरूका लागि प्रार्थना गर।

19 मेरो लागि पनि प्रार्थना गर कि जब म बोल्छु परमेश्वरले मलाई शब्दहरू दिऊन् र सुसमाचारको गुप्त सत्यतालाई म निर्भयसंग भन्नु सकूँ।

20 सुसमाचारको पक्षमा बोल्ने काम मलाई दिइएको थियो। यो म अहिले यहाँ कैदमा बसेर पनि गर्छु। प्रार्थना गर कि जब म सुसमाचारको प्रचार गर्छु, मैले बोल्नु परे जस्तै निर्भयसित बोल्न सकूँ।

अन्तिम अभिवादन

21 हाम्रा प्यारा भाइ टाइफिकसलाई तिमीहरूकहाँ पठाइएकोछ। उनी प्रभुको काममा एक विश्वासी सेवक हुन्। मेरो बारेमा उनले सबै कुरा बताउनेछन्। र म कस्तो छु, के गर्दैछु त्यो उनले बताउने छन्।

22 यसको लागि, मैले उनलाई पठाउँदै छु। हाम्रो भलाकुसारी बूझ भन्ने म चाहन्छु। तिमीहरूको उत्साहका निम्ति म उनलाई पठाउँदैछु।

23 तिमहरूलाई पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले शान्ति र प्रेमको साथै विश्वास दिउन्।

24 तिमीहरू जम्मै जसले हाम्रा प्रभु येशू ख्रीष्टलाई अनन्त माया गर्छौं, तिमीहरूमा परमेश्वरको अनुग्रह रहोस्।

फिलिपीहस्ताई पावलको पत्र

1 ख्रीष्ट येशुका सेवक पावल र तिमोथीबाट प्रणाम।

ख्रीष्ट येशुमा भएका फिलिपीमा बस्ने परमेश्वरको सबै पवित्रजनलाई अनि तिमीहरूको सबै अग्रजहरू तथा विशिष्ट सहायकहरूलाई।

2 पिता परमेश्वर र प्रभु येशु ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरू सबैलाई रहोस्।

पावलको प्रार्थना

3 जहिले पनि म तिमीहरूलाई सम्झन्छु, परमेश्वरलाई धन्यवाद चढाउँछु।

4 प्रत्येक पल्ट म तिमीहरू सबैको लागि परमेश्वरलाई प्रार्थना गर्छु, म आनन्दले प्रार्थना गर्छु।

5 मानिसहरूलाई सुसमाचार सुनाउँदा तिमीहरूले मलाई सहयोग गरेकोमा म परमेश्वरलाई धन्यवाद चढाउँछु। तिमीहरूले विश्वास गरेको दिनदेखि अहिलेसम्म सघाउँदैछौ।

6 परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशु आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।

7 तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिँदै र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ।

8 म तिमीहरूलाई भेट्न अति इच्छुक छु, यो कुरो परमेश्वरले जान्नु हुन्छ। ख्रीष्ट येशुको प्रेम सितै म तिमीहरूलाई प्यार गर्दछु।

9 तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ कि:

बुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बढ्दै जाओस्।

10 म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्न योग्य होऊ ताकि ख्रीष्ट येशु जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ।

11 म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशु ख्रीष्टको सहयोगले धेरै सुकर्महरू गर्न सक्छौ।

पावलको कष्ट परमेश्वरको काममा सहायक

12 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, तिमीहरूले जान भन्ने म चाहन्छु कि मैले भोगेको कष्ट सुसमाचार अझ विकसित गराउनु सहयोग बनियो।

13 म किन बन्दी भएको छु त्यो स्पष्ट छ। म बन्दी छु किनभने म ख्रीष्टको विश्वासी हुँ। सम्राटका महलका सबै प्रहरीहरूले तथा सबै मानिसहरूले यो बुझेकाछन।

14 म अझै बन्दी छु, तर धेरै जसो विश्वासीहरू सुसमाचार सहास र निर्भय साथ प्रचार गर्न सहासी बनिएका छन्।

15 कोही मानिसहरू डाह र शेखिले अनि कसैले अरुलाई सहायता गर्ने इच्छाले ख्रीष्टलाई प्रचार गर्छन।

16 यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अहाइएकोछु।

17 तर अरू वेइमान्दारी र स्वार्थमा ख्रीष्ट विषयमा प्रचार गर्छन् किनभने तिनीहरू सम्झन्छन कि म जेलखानामा हुदाँ मलाई कष्ट दिनु तिनीहरू सक्षम हुन्छन।

18 तिनीहरूले मलाई कष्टमा पारे तापनि म पर्वाह गर्दिनँ। तिनीहरूले पनि मानिसहरूलाई ख्रीष्टबारे सुनाउँदछन, त्यही महत्वपूर्ण कुरा हो। म चाहन्छु तिनीहरूले प्रचार नै गरून्। म चाहन्छु कि तिनीहरूले राम्रो उदेश्यले यसो गरून्। यदि यो खराब भवानाले भएता पनि म खुशी नै छु कारण तिनीहरूले ख्रीष्ट विषयमा नै प्रचार गर्छन।

अनि म खुशी नै भइरहन्छु।

19 तिमीहरूले मेरो लागि प्रार्थना गर्दैछौ, अनि येशु ख्रीष्टको आत्माले मलाई सहायता गर्छ। यसैले म जान्दछु कि यो सम्पूर्ण कुरोले मेरो मुक्ति ल्याउँछ।

20 मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म सधैं आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठुलो आँट पाउनेछु। म मझै अथवा जिउँदै रहूँ यो काम गरि रहनेछु।

21 मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो।*

22 यदि म शरीरमा बाँचिरहे म प्रभुकोलागि काम गरिरहनेछु। तर कुन छानुँ-जीवन कि मरण? म भन्न सक्दिनँ।

23 जीवन र मरणमा एउटालाई छान्नु गाह्रो छ। म त यो शरीर छोडेर ख्रीष्टसितै रहन चाहन्छु। त्यो धेरै उत्तम हो।

24 तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ।

25 जब यो म जान्दछु म यही बस्छु अनि तिमीहरूसित रहन्छु। आत्मिक विकास गराउनु अनि विश्वासबाट आउने आनन्द लिनु म तिमीहरूलाई सहयोग पुर्याउने छु।

26 जब म तिमीहरूसित फेरि हुनेछु मैले गर्दा ख्रीष्ट येशुमा तिमीहरूको आनन्द फेरि उल्लिखेछु।

27 होशियारी होऊ कि तिमीहरूको जीवन ख्रीष्टको सुसमाचारसित भिन्दो होस्। तब मात्र म तिमीहरूकहाँ आए पनि, तिमीहरूदेखि टाढै बसे पनि तिमीहरू बारे राम्रै कुरा सुन्नेछु। तिमीहरू एउटै उदेश्य लिएर अघि बढ्दैछौ र सुसमाचारबाट रहेको विश्वासको निम्ति एक भएर काम गर्दैछौ भन्ने म सुन्नेछु।

28 अनि आफ्ना विरोधीहरूसित तिमीहरू कुनै प्रकारले पनि डराउने छैनौ। यी सब परमेश्वरका प्रमाणहरू हुन् कि तिमीहरू बचाइनेछौ र तिमीहरूका शत्रुहरू हराइनेछन।

29 परमेश्वरले तिमीहरूलाई ख्रीष्टमा विश्वास गर्ने सहूलियत दिएकाछन। तर त्यही अन्त होइन। परमेश्वरले तिमीहरूलाई ख्रीष्टको निम्ति दुःख भोग्ने सहूलियत पनि दिनु भाएकैछ। यी दुवैले ख्रीष्टमा महिमा ल्याउँछ।

* 1:21: मेरो निम्ति ... लाभ हो पावल भन्छन् मृत्यु चै असलछो, किनकि मृत्युले अन्लाई ख्रीष्टको नजिक पुर्याउँछ।

30 जब म तिमीहरूसित थिएँ मैले गरेको संघर्ष तिमीहरू जान्दछौं अनि अहिले मैले गर्दै गरेको संघर्ष बारे पनि सुन्दैछौं। तिमीहरूको पनि त्यस्तै संघर्ष छ।

2

एकतामा रहौं र एक-अर्कोलाई ध्यान देऊ

1 मैले तिमीहरूलाई ख्रीष्टमा केही गर भन्न सक्नु पर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौं? तिमीहरूमा कृपा र दया छ?

2 यदि धी कुराहरू तिमीहरूमा छन् भने मेरो निम्ति केही गरिदेऊ भन्ने बिन्ती गर्छु। यसले मलाई खुबै खुशी तुल्याउनेछ। तिमीहरू सबैको हृदयले त्यही कुराहरू सोचोस् अनि त्यहाँ त्यही प्रेम रहोस्। मेल मिलापसँग एउटै लक्ष्य लिएर बाँच।

3 जब केही कुरो गर्छौं, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरु अझ सम्मान योग्य भएको मान।

4 आफ्नै लागि मात्र रूचि नराख, तर अरुहरूको जीवनमा पनि रूचि राख्ने गर।

निस्वार्थ बन्न ख्रीष्टबाट सिक्

5 आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर।

6 ख्रीष्ट आफैं हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो।

उनी परमेश्वर बराबरी हुनु हुन्थ्यो। तर उहाँले परमेश्वरसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति झैं मान्नु भएन।

7 परमेश्वरसित उहाँको ठाँउ उहाँले छोडिदिनु भयो

र मानव हुनु जन्मनु भयो।

अनि सेवक हुनु भयो।

8 जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैंलाई खुबै नम्र बनाउनु भयो।

अनि उहाँ मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो, र क्रूसमा मर्नु भयो।

9 ख्रीष्टले परमेश्वरको आज्ञा पालन गर्नु भयो यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो।

परमेश्वरले ख्रीष्टको नाउँलाई अरु सबै नाउँहरू भन्दा महान बनाउनु भयो।

10 उहाँले यसो गर्नुभयो,

ताकि स्वर्गमा पृथ्वीमा औ पातालमा प्रतेक वस्तु येशूको नाउँमा धुँडा टेकोस्।

11 “येशू ख्रीष्ट प्रभु हुनुहुन्छ,” भनी प्रत्येक जिब्रोले स्वीकार गरोस्।

जब मानिसहरूले यसो भन्छन्, यसले पिता परमेश्वरमा महिमा ल्याउनेछ।

परमेश्वरले चाहे जस्तै मानिस बन

12 मेरा प्रिय साथीहरू! तिमीहरूले सँधै भनेको कुरा मानेकाछौं। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियो। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौं। मेरो सहायता बिना पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर।

13 परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहायता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।

14 कुनै गनगन वा बहस नगरी सबै काम गर।

15 तब तिमीहरू दुःख मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौं।

16 जीवन पाउने शिक्षा तिनीहरूलाई देऊ तब ख्रीष्ट फेरि आउनु हुँदा मेरो दौडाई नष्ट भएन औ मेरो चेष्टा खेर गएन भनी म तिमीहरूमा गर्व गर्न सक्छु।

17 तिमीहरूका विश्वासबाट तिमीहरूको जीवनलाई परमेश्वरको सेवामा एक बलि हुनेछ। तिमीहरूको बलि पूर्ण गराउनु मैले आफ्नो रगत दिनु पर्छ भने पनि म तिमीहरू जन्मिसित खुशी अनि आनन्दमयी हुनेछु।

18 त्यसरी नै तिमीतहरू पनि म सँग खुशी अनि आनन्दमयी हुनुपर्छ।

तिमोथी र इपाफ्रोडाइटसको खबर

19 तिमोथीलाई तिमीहरूकहाँ चाँडै पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु। तिमीहरूको बारेमा सुनेर म हर्षित हुनेछु।

20 तिमोथी जस्तो अरु मानिस मसित छैन। उनको तिमीहरूमा साँचो चासो छ।

21 अरुहरू त आफैमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन।

22 तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौं। एउटा छोरोले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसामाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौं।

23 म उनलाई चाँडै पठाउने प्रयास गर्दछु। मलाई के हुन्छ त्यो जान्ने बिनिकै म तिनलाई पठाउनेछु।

24 म भुरो सासामा छु कि तिमीहरूलाई चाँडै भेट्नु जानु प्रभुले सहायता गर्नु हुनेछ।

25 इपाफ्रोडाइटस ख्रीष्टमा हुने मेरा भाइ हुन्। ख्रीष्टको दलमा उनी पनि मसित काम र सेवा गर्छन्। जब मलाई सहायताको खाँचो परेको थियो, तिमीहरूले उसलाई मकहाँ पठाइदियो। अब उसलाई तिमीहरू भएकोमा नै पठाइदिनु पर्छ भन्ने विचार गर्दछु।

26 म उसलाई यसकारण पनि पठाउनेछु कि तिमीहरूलाई भेट्नु उनी पनि खुबै व्याकुल छन्। जब तिमीहरूले उनी बिमार छन् भन्ने सुने देखि उनी चिन्तित थिए।

27 हो, उनी साँच्चै बिमारी थिए मृत्युकै मुखमा पुगेका थिए। परमेश्वरले उनीमाथि मात्र दया नगरेर ममाथि पनि गर्नुभयो, ताकि मैले धेरै चिन्ता लिनु परेन।

28 यसैकारणले उसलाई पठाउन म खुबै इच्छुक छु। उसलाई देखे पछि तिमीहरू पनि खुशी हुनेछौ र मैले तिमीहरूको फिक्री गरिरहनु पर्दैन।

29 प्रभुमा उसलाई महा आनन्दमा स्वागत गर। इपाफ्रोडाइटस जस्तो मानिसलाई आदर गर्नु पर्छ।

30 ख्रीष्टको कामका निम्ति उसको झण्डै मृत्यु भयो। मेरो सहायता गर्नुमा उनले आफ्नो प्राण नै सङ्कटमा पारे। त्यस्तो सहायता दिन तिमीहरूले सकेनौ।

3

सबैभन्दा महत्वपूर्ण ख्रीष्ट नै हुनुहुन्छ

1 अनि अब मेरा राज्य-भाइ दिदी-बहिनीहरू! प्रभुमा आनन्दित होऊ। यसले तिमीहरूलाई अझ सुरक्षित राख्नेछ त्यही कुरो घरी घरी लेखिरहनु मलाई केही कष्ट लाग्दैन।

2 दुष्खाई काम गर्नहरूदेखि होशियार बस। ती कुकुरहरू जस्ता हुन्छन्। तिनीहरू शरीर लुछ्न खोज्छन्।

3 तर हामी साँच्चै खतना गरिएकाछौं। हामी परमेश्वरलाई आत्माद्वारा आराधना गर्छौं। हामीले हाम्रो विश्वास ख्रीष्ट येशुमा राख्छौं अनि हामी के गर्न सक्छौं त्यसमा होइन।

4 म आफैमा भर पर्न सक्छु, तर म पदिन। यदि कसैले भन्छ कि ऊ आफैमा भरसा गर्न सक्छ तब म त्यो भन्दा ज्यादा गर्न सक्छु।

5 म जन्मेको आठौं दिनमा मेरो खतना भएको हो। म इस्राएल राष्ट्रको हुँ र बिन्यामीन वंशको हुँ। म एकजना यहूदी हुँ र मेरा आमा-बाबु पनि यहूदी नै थिए। मोशाको व्यवस्था मेरो लागि महत्वपूर्ण थियो। त्यसैले म फारिसी भएँ।

6 म यहूदी धर्मको कट्टर समर्थक थिएँ। मैले मण्डलीलाई खेदो गरेँ। मैले जुन प्रकारले मोशाको व्यवस्था पालन गरेँ त्यसमा कसैले भूल भेट्न सक्दैनथे।

7 एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानेँ, ख्रीष्टको अधि ती सब व्यर्थका रहेछन्।

8 त्यति मात्र होइन, म समझ्छु, मेरा प्रभु येशु ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेटाउँ भन्ने मैले नै प्रत्येक कुरो छोडिदिँ अनि अहिले ती सबै बेकार ठान्छु।

9 अनि यसले मलाई ख्रीष्ट अन्नाउन दियो। ख्रीष्टमा म धार्मिक छु, तर यो उपयुक्त नियम पछ्याएकोले होइन। यो परमेश्वरमा विश्वासको माध्यमद्वारा आउँछ। परमेश्वरले मलाई धार्मिक बनाउन ख्रीष्टमा मेरो विश्वासलाई प्रयोग गर्नुभयो

10 म ख्रीष्टलाई मात्र र जेले उहाँलाई मृत्युबाट बचायो त्यो शक्तिलाई जान्न चाहन्छु। म ख्रीष्टको कष्टको सहभागी बन्न चाहन्छु र उहाँको मृत्युमा उहाँ जस्तै हुन चाहन्छु।

11 अनि ममा आशा छ म पनि मृत्युबाट बौरी उठ्नेछु।

लक्ष्यमा पुग्ने प्रयास

12 परमेश्वरले मलाई चाहे जस्तै म भइसकेको छु भन्ने मेरो भनाई होइन। म त्यस लक्ष्यमा पुग्न सकेको छैन। तर त्यहाँ पुग्नु र लक्ष्य हासिल गर्न म निरन्तर चेष्टा चलाई रहेकोछु। ख्रीष्टले पनि त्यही चाहानु हुन्छ र मलाई उहाँको आफ्नु बनाउनु भयो।

13 राज्य-भाइ, दिदी-बहिनीहरू म जान्दछु, म अझै त्यस लक्ष्यमा पुगेको छैन। तर एउटा कुरा जुन म सँधै गर्छु, त्यो हो: म बितेको कुरा भुलिदिन्छु अनि आफ्नो अधिलिस्त्रिकै लक्ष्यमा पुग्न म सक्दो कोशिश गर्छु।

14 लक्ष्यमा पुग्ने र पुरस्कार पाउने कोशिश म गरिरहन्छु। त्यो पुरस्कार मेरो निम्ति पक्का गरिएकोछ किनकि परमेश्वरले मलाई ख्रीष्टद्वारा जीवनमाथि बोलाईएको छु।

15 हामी जो आत्मिक पाको भएका छौं सबैले यस प्रकारले नै सोच्नु पर्छ। अनि यदि केही विषयमा तिम्रो विचारसित नमिल्ने कति यस्तो भिन्दै प्रकारले सोच्छ भने परमेश्वरले उसलाई स्पष्ट पारिदिनु हुनेछ।

16 तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोड्नु हुँदैन।

17 राज्य-भाइ, दिदी-बहिनीहरू, तिमीहरू सबैले म बाँचे झैं बाँच्ने चेष्टा गर्नुपर्छ। अनि ती मानिसहरूलाई पछ्याउ जसले हामीले बताएका तरिकामा बाँचिरहेका छन्।

18 धेरै मानिसहरू ख्रीष्टको क्रसको शत्रु जस्ता भए बाँचेका छन्। मैले त्यस्ता मानिसहरूको बारेमा बारम्बार भन्दै आएको छु अनि अहिले पनि म आँसु खसाउँदै तिनीहरूका बारेमा भनिरहेछु।

19 तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्।

20 तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गाबाट आगमनको निम्ति हामी पखिबसेका छौं। प्रभु येशु ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ।

21 उहाँले हाम्रो दुर्बल शरीर बढ्ती गरेर उहाँको शक्तिले आफ्नै जस्तो महिमाशाली शरीर बनाइदिनु हुनेछ। त्यही शक्तिले उहाँ प्रत्येक चीजलाई आफ्नो अधीनमा ल्याउन योग्य हुनुहुनेछ।

4

गर्न पर्ने कामहरू

1 मेरा प्रिय राज्य-भाइ दिदी-बहिनीहरू, म तिमीहरूलाई माया गर्छु र भेट्न चाहन्छु। तिमीहरूले मलाई खुशी पार्थौं अनि तिमीहरूमाथि गर्वित तुल्यायौं। मैले सिकाए जस्तै प्रभुलाई पछ्याउन नछोड।

2 मैले इयोदिया र सिन्केलाई पनि प्रभुमा त्यही मन लगाउन बिन्ती गरेकोछु।

3 मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्थौं मैले तिमीहरूलाई यी दुई ब्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संघर्ष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमा* तिमीहरूको नाउँपनि राखिएकोछ।

4 सँधै प्रभुमा आनन्द गर, म दोहोर्थाउँछु आनन्दित होऊ।

5 मानिसहरूले देख्नु कि तिमीहरू नम्र र दयालु छौं। प्रभु चाँडै आउनु हुनेछ।

6 कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।

7 परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशु ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।

* 4:3: जीवनको पुस्तक परमेश्वरको पुस्तक परमेश्वरले छानेका सबै मानिसहरूको नाउँ लेखिन्छ। हेर्नुहोस् प्रकाश 3:5; 21:27

8 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आकर्षणीय छन् तिनीको मात्र विचार गर।

9 जुन कुराहरू तिमीहरूले सिक्थौ, ग्रहण गर्थौ, सुन्थौ र ममा देख्यौ, ती कुराहरू गर! अनि शान्तिका परमेश्वर तिमीहरूसित रहनु हुनेछ

फिलिपीका विश्ववासीहरूलाई पावलको धन्यवाद

10 प्रभुमा म खब्रै प्रसन्न छु कि म प्रति तिमीहरूले फेरि चासो देखायौ। वास्तवमा तिमीहरूको चासो त थियो तर देखाउने मौका पाएका थिएनौ।

11 म यी कुराहरू गर्दछु, तर मैले भन्नुको अर्थ यो होइन कि मलाई केही कुराको आवश्यक छ। मैले त आफूसित जो छ त्यसैमा सन्तोष गर्न प्रशिक्षण लिएको छु।

12 म जान्दछु गरीब हुँदा कसरी बसू पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा कसरी बसू पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा पनि म जान्दछु। सबै परिस्थितिसँग कसरी मेल खाने त्यो रहस्य मैले सिकेकोछु। भर पेट खानु पाउँदा र आधा पेट बसू पर्दा कसरी जीवन बिताउनु पर्छ मैले सिकेको छु। चाहिएको कुरा सबै पाउँदा पनि, केही नपाउँदा पनि खुशी हुनु मैले सिकेको छु।

13 म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ।

14 तैरै पनि मलाई आवश्यक परेको समयमा जब तिमीहरूले सहायता गर्थौ, उत्तम गर्थौ।

15 मैले पहिले-पहिले सुसमाचार प्रचार गरेको तिमी फिलिपीहरूलाई थाहा छ। जब म म्यासिडोनिया हिंडें त्यस बेला तिमीहरूकै मात्र एउटा मण्डली थियो जसले मलाई सहायता गर्थो।

16 जब म थिस्सालोनिकामा थिएँ धेरै पल्ट तिमीहरूले मलाई चाहिएको चीजहरू पठाई दिथौ।

17 म तिमीहरूबाट उपहार चाहन्छु भन्ने पटककै होइन। तर दानबाट जे पाइन्छ त्यो पुरस्कार तिमीहरूले पाऊ त्यो म चाहन्छु। तर म तिमीहरूले त्यो उपहार पाऊ भन्ने चाहन्छु जुन दानबाट आँउछ।

18 आफूलाई चाइएको जम्मै कुरा मसित छन् र चाहिए भन्दा बढ्दै पनि भएको छ। इपाफ्रोडाइटसलाई तिमीहरूले पठाएका सौगातहरू लिएर आए यसर्थ मलाई चाहिएको प्रत्येक कुरो मसित छ। तिम्रो भेटाँ त परमेश्वरलाई अर्पण गरिएको अत्यन्तै सुगन्धित बलिदान रहेछ। परमेश्वरले यो ग्रहण गर्नु हुन्छ अनि यसले उहाँलाई प्रसन्न पार्छ।

19 मेरो परमेश्वरसँग ख्रीष्ट येशूमा पाइने महिमामय सम्पत्ति छ अनि उहाँले तिमीहरूको प्रत्येक खाँचो पुरा गर्नु हुनेछ। येशूको महिमाले मेरा परमेश्वर खब्रै धनी हुनुहुन्छ र ती धन ख्रीष्टमा हुने तिमीहरूका हरेक खाँचो पुरा गर्न खर्च गर्नुहुनेछ।

20 हाम्रा पिता र परमेश्वरको महिमा सदा सर्वदा भइरहोस। आमिन।

21 ख्रीष्टमा हुने परमेश्वरका हरेक विश्वासीलाई हाम्रो नमस्कार सुनाइदिनु।

22 जम्मै मसित जो भाइहरू छन् तिनीहरू पनि नमस्कार पठाउँछन्। परमेश्वरमा हुनेहरूबाट विशेष जो सिजरको महलमा छन्, तिमीहरूलाई नमस्कार भनेका छन्।

23 हाम्रा प्रभु येशू ख्रीष्टको महिमा तिमीहरू प्रत्येकमा रहोस।

कलस्सीहरूलाई पावलको पत्र

- 1 ख्रीष्ट येशुको प्रेरित पावलबाट। म एक जना प्रेरित हुँ किनकि परमेश्वरले यही चाहनु भयो। तिमोथी ख्रीष्टमा भएका हाम्रा भाइबाट पनि।
- 2 कलस्सेमा बसे जो ख्रीष्टमा भएका पवित्र र विश्वासी दाज्य-भाइ दिदी-बहिनीहरूलाई।
तिमीहरूलाई हाम्रा पिता परमेश्वरबाट अनुग्रह र शान्ति मिलोस।
- 3 जब हामी तिमीहरूको लागि प्रार्थना गर्छौं, परमेश्वरलाई, जो हाम्रा प्रभु येशु ख्रीष्टका पिता हुन्, सधैं धन्यवाद चढाउँछौं।
- 4 हामी परमेश्वरलाई धन्यवाद दिन्छौं किनकि ख्रीष्ट येशुमा तिमीहरूको विश्वास र परमेश्वरका सबै जनहरूमा प्रेम भएको कुरा हामीले सुन्यौं।
- 5 तिमीहरूमा आशा भएको कारणले नै तिमीहरूको ख्रीष्टमा विश्वास छ र परमेश्वरका सबै जनहरूलाई तिमीहरू प्रेम गर्छौं। तिमीहरूले आशा गरेको कुरो तिमीहरूका लागि स्वर्गमा सौँचेर राखिएको छ भन्ने तिमीहरू जान्दछौं। तिमीहरूले यो आशा बारे सत्य शिक्षाबाट सुसमाचार सिक्नै जुन तिमीहरूलाई भनिएको छ।
- 6 संसारको जन्मे कुनाहरूमा त्यस सुसमाचारले आशिश र फलहरू ल्याउँदै छ। त्यो सुसमाचार सुनेपछि र परमेश्वरको अनुग्रह बारे सत्य कुरो बुझे पछि तिमीहरूले पनि त्यही अनुभव गरिरहेका छौं।
- 7 परमेश्वरको अनुग्रह बारे तिमीहरूले इफ्रासबाट सिकेका छौं। इफ्रास हामीसँगै काम गर्छन्, अनि हामी उसलाई माया गर्छौं। हाम्रा लागि उनी ख्रीष्टका विश्वासी सेवक हुन्।
- 8 पवित्र आत्माबाट तिमीहरूले पाएको प्रेमको बारेमा इफ्रासले हामीलाई बताए।
- 9 तिमीहरूको बारेमा यी सब कुराहरू हामीले सुनेको दिनदेखि, हामी तिमीहरूकोलागि लगातार प्रार्थना गरिरहेका छौं। हामी निम्नलिखित कारणहरूकोलागि प्रार्थना गर्छौं:

- परमेश्वरको इच्छा अनुसार जन्मे कुराहरूमा तिमीहरूको परिपक्व ज्ञान होस्, आत्मिक कुराहरू बुझ्नलाई ज्ञान र शक्ति बढोस्।
- 10 तिमीहरू यस्तो तरहले बाँच्न सक् कि तिमीहरूले प्रभुमा गौरव ल्याउने छौं अनि प्रत्येक तरिकाले उहाँलाई खुशी पार्नेछौं। तिमीहरू सबैले असल गर्ने छौं अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौं।
 - 11 तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्ने छौं ताकि तिमी धैर्य हुनेछौं अनि सबै कष्टहरू सहन सक्ने छौं।

- तब तिमीहरू खुशी हुन सक्छौं।
- 12 अनि तिमीले पितालाई धन्यवाद चढाउने छौं, जसले तिमीलाई परमेश्वरका मानिसहरू जो प्रकाशमा बाँच्छन् परमेश्वरले तिमीहरूको निम्ति तयार गरेका चीजहरूमा भाग लिन योग्य गराउनु भयो।
 - 13 अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ।
 - 14 हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरू क्षमा गरिएको छ।
- जब हामी ख्रीष्टलाई हेर्दछौं, हामी उहाँमा परमेश्वर पाँउछौं
- 15 परमेश्वरलाई कसैले देख्न सक्दैन।
तर परमेश्वर हुबहु येशु हुनुहुन्छ।
सृष्टिका सम्पूर्ण थोकमाथि येशु शासक हुनुहुन्छ।
 - 16 उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ।
स्वर्ग र पृथ्वीमा भएका कुराहरू, दृश्य र अदृश्य कुराहरू,
सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू,
यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।

- 17 सबै चीजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो।
अनि उहाँद्वारा प्रत्येक चीज एक साथ चालु रहन्छ।
- 18 ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो।
अनि उहाँ प्रभु* हुनुहुन्छ,
जो मृत्युबाट बौर्याइनुभएको थियो।
यसैले सबै कुरामा येशु नै अति महत्त्वपूर्ण हुनु हुन्छ।
- 19 यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्।
20 अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग
अनि पृथ्वीको जन्मे वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने।
कूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।

- 21 एक समय तिमीहरू परमेश्वरदेखि अलग गरिएका थियौं। तिमीहरूको दुष्ट कर्महरू जो परमेश्वर विरोधी रहेको कारणले तिमीहरू परमेश्वरका शत्रु थियौं।
- 22 तर ख्रीष्टले तिमीहरूलाई फेरि परमेश्वरको मित्र बनाइदिनु भएको छ, आफ्नो मृत्युद्वारा त्यो गर्नुभयो जब उहाँ शरीरमा हुनुहुन्थ्यो। परमेश्वरको अघि तिमीहरूलाई पवित्र, निष्कलंक अनि कुनै प्रकारले तिमीलाई निन्दारहित बनाई उभ्याउनुलाई उहाँले त्यसो गर्नु भयो।
- 23 तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्नु भन्ने ख्रीष्टले यस्तो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ।

* 1:18: प्रभु शाब्दिक अर्थ "पहिले जन्मेको।"

मण्डलीको लागि पावलको काम

24 तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु।

25 म मण्डलीको सेवक बनें किन कि परमेश्वरले मलाई एक विशेष काम गर्न भनि अहाउनु भयो। यस कामले तिमीहरूलाई नै सहायता गर्नेछ। परमेश्वरको संदेश सम्पूर्ण रूपले बताउनु मेरो काम हो।

26 यो गोप्य सत्य शूद्रदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ।

27 त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानु भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ।

28 यसैले हामी ख्रीष्ट बारे लगातार भनिरहन्छौं। हरेक मानिसलाई सम्झाउनु र हरेकलाई शिक्षा दिन हामी सम्पूर्ण ज्ञानलाई काममा लगाउँछौं ताकि प्रत्येक मानिसलाई ख्रीष्टमा परिवर्तन बनाई परमेश्वर अघि ल्याउन सकौं।

29 यसो गर्न, म ख्रीष्टले दिनुभएको तेज अनि शक्तिलाई काममा लाउँदै संघर्ष अनि काम गर्छु। मेरो जीवनमा त्यही शक्तिले काम गर्छ।

2

1 तिमीहरूलाई सहायता गर्न म भरमद्दर कोशिश गर्दैछु भन्ने कुरो जानाउन चाहन्छु। अनि म अरूको साथ सौँचै लाओडिसियाका मानिसहरूलाई सहायता गर्न प्रगाढ कोशिशमा जुन जसले मलाई देखेकै छैन।

2 म तिमीहरूलाई दृढ र प्रेमले संगठित बनाउन चाहन्छु म तिमीहरूलाई दहिलो विश्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिमीहरूले पूर्णरूपले जानु पर्छ। त्यो सत्य ख्रीष्ट संघम हुनुहुन्छ।

3 ज्ञान र बुद्धिको सारा भण्डारहरू ख्रीष्टमा गुम्नुसले राखिएको छ।

4 म तिमीहरूलाई यी कुराहरू भन्दैछु ताकि कसैले पनि तिमीहरूलाई प्रभावपूर्ण तर्कमा मूर्ख बनाउन नसकनु।

5 म तिमीहरूसित त्यहाँ छैन तर मेरो हृदय त्यही छ। तिमीहरूले असल जीवनधान शुरू गरेको र ख्रीष्टमा दहिलो विश्वास राखेको देखेर म आनन्दित छु।

ख्रीष्टमा स्थिर होऊ

6 तिमीहरूले ख्रीष्ट येशूलाई प्रभुको रूपमा पायो। उहाँमै बस।

7 तिमीहरू ख्रीष्टमा जरा गाड अनि तिमीहरूको उसलाई घडेरी हुन देऊ। जसले कि तिमीहरूलाई सत्य सिकायो, त्यस विश्वासमा दृढ अनि विश्वासी बन अनि सधैं परमेश्वरलाई धन्यवाद चढाऊ।

8 सतक बन ताकि कसैले झुठो र बर्थका विचारले तिमीहरूलाई धोका नदेओस। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्।

9 परमेश्वरको सम्पूर्णता ख्रीष्टमा शारीरिक रूपमा छ।

10 अनि ख्रीष्टमा तिमीहरू पूर्ण छौ। जो सबै शासक र शक्तिहरूका शिर हुनुहुन्छ।

11 ख्रीष्टमा तिमीहरूको भिन्ने खतना गरियो। यस्तो खतना मानिसबाट गरिदिन। मेरो मतलब, तिमीहरू आफ्नो पापपूर्ण प्रकृतिको शक्तिबाट मुक्त गरिएकोछौ। ख्रीष्टले गर्नु हुने खतना यस्तो प्रकृतिको हुन्छ।

12 यस्तो भयो जब तिमीहरू बसिस्माको माध्यम ख्रीष्टसित गाडिएका थियौ अनि उहाँसितै बैराई उठाइयो किनभने परमेश्वरको शक्तिमा तिमीहरूले विश्वास गरेका छौ। ख्रीष्टलाई मृत्युदेखि बोरौ उठाएर परमेश्वरले आफ्नो शक्ति देखाउनु भयो।

13 तिमीहरूको पापहरूको कर्मले गर्दा अनि आफ्नो पापमय प्रकृतिबाट मुक्त नभएकाले गर्दा तिमीहरू मरेका थियौ। तर परमेश्वरले तिमीहरूलाई ख्रीष्टसितै जीवित तुल्याउनु भयो अनि हाम्रा सम्पूर्ण पापहरूलाई क्षमा गर्नु भयो।

14 हामी ऋणी छौ किन कि हामीले परमेश्वरको नियम तोडेका थियौ। त्यस ऋण-पत्रमा नियमको सूची थिएन जुन हामीले मानेका थिएनौ। तर परमेश्वरले हामीलाई त्यस ऋणदेखि पनि मुक्त पारिदिनु भयो। परमेश्वरले त्यो ऋण लगेर कूसमा टोकिदिनु भयो।

15 परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। कूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो।

मानिसहरूले बनाएको नियमहरू नमान

16 यसकारण तिमीहरूको खाना पिना अथवा यहदी दस्तुरहरूको विषयमा कसैले आलोचना नगरोस (उत्सव, औंसी पर्व अथवा शवाथको दिन)।

17 पहिले यी चीजहरू भविष्यमा हुने कुराहरूको छौंया थियो। ती चीजहरू ख्रीष्टमा नै भेटिन्छ।

18 कसै-कसैले वाहना गर्न मन पाराउछन् अनि कसैले स्वर्गदूतहरूको आराधना गर्न मन पाराउँछन्। तिनीहरू भन्छन् तिनीहरूले दर्शनहरू देखेका छन्। तिनीहरूलाई भन्ने अनुमति दिनु हुँदैन, "तिमीहरू भूल बाटोमा छौ, किनभने तिमीहरू यी चीजहरू गर्दैनौ।"

19 ती मानिसहरू ख्रीष्टको अधीनमा रहन रूचाउँदैनन्। सम्पूर्ण शरीर ख्रीष्टमा भर पर्छ। ख्रीष्टके कारणले शरीरका जम्मे अंगहरू एक-अर्कालाई याद गर्छन् औ सहायता गर्छन्। यसले शरीरलाई शक्तिशाली बनाउँछ अनि एक साथ राख्छ। अनि शरीर परमेश्वरले इच्छा गरे झैं बढ्छ।

20 तिमीहरू ख्रीष्टसितै मरेका छौ र संसारका बर्थका नियमहरूबाट मुक्त बनेका छौ। त्यसकारण अझै तिमी यही संसारको हो भन्ने अभिनय किन गर्छौ? म के भन्छु भने यस्तो नियमहरू किन मानिरहेका छौ?

21 "यो नखाऊ", "त्यो नखाऊ", "त्यो नछुव" भन्ने!

22 यी जम्मे संसारिक नियमहरू यस्ता चीजहरूसँग सम्बन्धित छन् जो एक पल्ट व्यवहार गर्दा शेष हुन्छ। यी त मानिसहरूका निर्देशन र आज्ञाहरू हुन्, परमेश्वरका होइनन्।

23 यस्ता नियमहरू सुन्दर र बुद्धिमानी देखिन्छन्, तापनि यी मानिसले बनाएको धर्मका अङ्गहरू हुन्। यसले मानिसहरूलाई विनम्र बनिएको बहना गर्छ, अनि शरीरलाई दुःख दिँदछ। तर धर्मले मानिसलाई तिनीहरूको पापमय प्रकृतिले चाहेको दुष्ट कुराहरू गर्नुदेखि रोक्दैन।

3

ख्रीष्टमा तिमी नयाँ जीवन

1 जब तिमीहरू मृत्युबाट ख्रीष्टसितै उठायौ स्वर्गका ती वस्तुहरू पाउने कोशिशगर जहाँ परमेश्वरको दाहिने तर्फ ख्रीष्टलाई बसाइएकोछ।

- 2 स्वर्गके कुराहरू मात्र सोच, पार्थिव होइन।
- 3 तिमीहरूको पुरानो पापमय जीवन मरिसकेको छ, अनि तिमीहरूको बर्तमान जीवन परमेश्वरमा खीष्टसित छ।
- 4 खीष्ट तिमी जीवन्त हो। जब उहाँ आउनु हुन्छ, तिमीहरू उहाँसितै महिमामा देखा पर्नेछौ।
- 5 यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाड्दैऊ-जस्तो व्यभिचार, अशुद्धता, कुड्छा लोभ जुन मूर्ति पूजा जस्तै हो।
- 6 यस्ता कुराहरूले आज्ञा नमान्नेहरू माथि परमेश्वरलाई रिस उठाउँछ।*
- 7 अधि-अधि तिमीहरू पनि यस्तै कर्म गर्दै यसरी नै जीवन बिताउँछौ।
- 8 तर अब यी कुराहरूलाई आफ्नो जीवनदेखि अलग राख। रिस, क्रोध, डाह, निन्दाना अनि बातचीत गर्दाउँटी लाजलाग्दो शब्दहरूको प्रयोग नगर।
- 9 तिमीहरू आपस्तमा झुटो नबोल। किन? किनकि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू पन्यौकी सकेका छौ।
- 10 अब तिमीहरू नयाँ जीवनमा बाँचन थालेका छौ। नयाँ जीवनमा तिमीहरू लगातार नयाँ भई रहने छौ। तिमीहरू आफ्नो विधाता झैं बन्दैछौ। यस नयाँ जीवनले तिमीहरूलाई परमेश्वरलाई साँचो रूपमा चिनाउन लैजाने छ।
- 11 यस नयाँ जीवनमा ग्रीक र यहूदीहरू बीच कुनै भिन्नता छैन। खतना गरेका र नगरेका मानिसहरू अथवा विदेशी वा सिथियान बीच कुनै अन्तर छैन। कमारा र फुकका मानिस बीच कुनै फरक छैन। तर ती सब विश्वासीहरूमा खीष्ट हुनु हुन्छ र खीष्ट नै सर्वोपरी हुनुहुन्छ।

एक-अर्कामा तिमीहरूको नयाँ जीवन

- 12 परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन।
 - 13 एक-अर्कामा सहनशील होऊ। यदि कसैको कसैमाथि नालिस भए उसलाई माफ देऊ। तिमीले अरूलाई क्षमा देऊ जसरी प्रभुले तिमीलाई क्षमा दिनु भयो।
 - 14 यी सबै गर अनि सबभन्दा मुख्य कुरो एक-आपसमा प्रेम गर। यो प्रेम नै हो जेले तिमीहरूलाई पक्का एकतामा रहन एकत्रित गरायो।
 - 15 खीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमा[†] बोलाइएका छौ। सदा सर्वदा धन्य होऊ।
 - 16 खीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा राहोस। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पूर्ण बुद्धि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ।
 - 17 तिमीहरू जे पनि बोल्छौ, जे गर्छौ तिमी प्रभु येशूको लागि गर येशूद्वारा पिता परमेश्वरलाई धन्यवाद देऊ।
- अरुसित तिमी नयाँ जीवन
- 18 पत्नीहरू, आफ्ना पतिका अधीनमा रहौ। प्रभुका अनुयायीहरूको लागि यो ठिक हो।
 - 19 पतिहरू, तिमीहरूका पत्नीहरूलाई प्रेम गर, अनि उनीहरू प्रति कोमल बन।
 - 20 बालकहरू, तिमीहरूका आमा-बाबुले भनेको प्रत्येक कुरो मान। यसले प्रभुलाई खुशी तुल्याउँछ।
 - 21 पिताहरू, तिमीहरूका बालकहरूलाई निराश नबनाऊ। यदि तिमीहरूलाई खुशी पार्न कठिन परे, तिमीहरूले चेष्टा छाड्नेछन।
 - 22 सेवकहरू, हर कुरामा आफ्नो संसारिक मालिकहरूले भनेको मान। मालिकहरूको अनुपस्थितिमा पनि इमान्दारी सित काम गर। किनभने तिमीहरू मानिसहरूलाई खुशी पार्न चेष्टा गरिरहेका छौन। तिमीहरू प्रभु स्वयंलाई खुशी पार्न चेष्टा गरिरहेका छौ। यसकारण इमान्दारीपूर्वक आज्ञा पालन गर किनकि तिमीहरूले प्रभुलाई सम्मान गर्दैछौ।
 - 23 काम जस्तो सुकै होस, तिमी योग्यताले भेटे सम्म राम्रो गर। प्रभुको सेवा गर्दछौ त्यस प्रकारले गर, अनि मानिसलाई होइन।
 - 24 याद राख, परमप्रभुले तिमीहरूलाई पुरस्कार दिनुहुनेछ। उहाँले आफ्ना मानिसहरूलाई के दिने प्रतिज्ञा गर्नु भएको छ त्यो तिमीलाई दिनु हुनेछ। तिमीहरूले प्रभु खीष्टको सेवा गर्दैछौ।
 - 25 याद गर कसैले भुल गरे, त्यही अनुसार उसले दण्ड भोग्नु पर्नेछ। प्रभुले हरेकलाई एक समान व्यवहार गर्नुहुनेछ।

4

- 1 मालिकहरू, आफ्ना सेवकहरूलाई काम अनुसार जे उचित र राम्रो छ देऊ। याद राख कि स्वर्गमा तिमी पनि मालिक हुनुहुन्छ।
- खीष्टियनहरूलाई पावल केही गर्नलाई सल्लाह दिन्छन
- 2 आफैलाई प्रार्थनामा अर्पण गर। अनि जब प्रार्थना गर्छौ सधै परमेश्वरलाई धन्यवाद चढाऊ।
 - 3 हाम्रो लागि पनि प्रार्थना गर। परमेश्वरलाई प्रार्थना गर कि उहाँले उहाँको संदेश मानिसहरूलाई भन्ने मौका हामीलाई दिऊन। प्रार्थना गर कि परमेश्वरले खीष्ट बारेमा खोला दिनु भएको साँच्चो रहस्य प्रचार गर्न हामी योग्य हुन सकौ। म कैदमा छु किनकि म यो सत्य सिकाउँछु।
 - 4 तिमीहरू प्रार्थना गर्न सक्छौ कि स्पष्ट सत्य म मानिसहरूलाई व्याख्या गर्न योग्य बनौ। मैले त्यही गर्नु परेको छ।
 - 5 अविश्वासीहरूसित व्यवहार गर्नमा बुद्धिमानी होऊ। सर्वोत्तम तरिकामा तिमीलाई दिइएको अवसरहरू प्रयोग गर।
 - 6 जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानिसित व्यवहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।
- पावलका साथीहरूको समाचार
- 7 टाइकिक्स खीष्टमा मेरा प्रिय भाइ हुन। प्रभुमा उनी एक विश्वासी सेवक र मेरा सहकर्मी हुन। मसित घटेका सबै कुराहरूको बारेमा उनले तिमीहरूलाई भन्ने छन्।
 - 8 त्यसैले म उनलाई तिमीहरूकाहाँ पठाउँदैछु। हामी के-कस्तो अवस्थामा बाँचिरहेका छौ, त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिमीहरूको उत्साहको निम्ति उनलाई पठाउँदैछु।
 - 9 ओनोसिमससित उनी आउँदैछन। ओनोसिमस एकजना विश्वासयोग्य अनि प्यारो भाइ हुन। उनी तिमीहरूकै समूहका हुन। टाइकिक्स र ओनोसिमसले तिमीहरूलाई यहाँको जम्मे हालखबर भन्नेछन।
 - 10 अरिस्तार्खसले नमस्कार पठाएका छन्। उनी पनि मसितै कैदमा छन्। अनि बर्णाबासका काकाको छोरा भाइ मर्कुसले पनि नमस्कार भनेका छन्। मर्कुसको विषयमा तिमीलाई निर्देशन दिएकोछु। यदि उनी आए भने उनलाई स्वागत गर्नु।
 - 11 येशूले (उनलाई जस्तस पनि भनिन्छ) पनि आफ्नो नमस्कार पठाउँदैछन। यहाँ यहूदी विश्वासीहरू मात्रै छन् जो मसित परमेश्वरको राज्यको निम्ति काम गर्दैछन। यिनीहरू मेरा लागि सुखका कारण भएकाछन।

* 3:6: पद 6 केही ग्रीक प्रतिहरूमा शब्द थपिएका छन् "तिनीहरूका विरुद्ध जो परमेश्वरको आज्ञालाई भान्दैनन्।" † 3:15: शरीर खीष्टको आत्मिक शरीर, जसको अर्थ मण्डली अथवा उहाँको मानिसहरू।

- 12 येशू ख्रीष्टका सेवक इपाक्रासले पनि आफ्नो नमस्कार पठाएका छन्। उनी तिमीहरूकै समूहका हुन्। उनी सधैं तिमीहरूका लागि प्रार्थना गर्दछन्। तिमीहरू आत्मिक रूपले परिपक्व होऊ र परमेश्वरले चाहेका सबै कुरा तिमीहरूसित होस् भन्दै उनी प्रार्थना गर्छन्।
- 13 तिमीहरूका लागि र लाओडिसियाका तथा हिरापोलिसका मानिसहरूका लागि अनि हिरापोलिसमा उनी खूबै खटेका छन्, यो म जान्दछु।
- 14 डेमास र हाम्रा प्रिय साथी वैघ लुकाले अब्बिवादन पठाउँदैछन्।
- 15 लाओडिसियाका दाजु-भाइ अनि दिदी-बहिनीहरूलाई हाम्रो अभिवादन सुनाइदिनु। हाम्रो अभिवादन निम्फसलाई अनि मण्डलीलाई जो उनको घरमा जुट्छ, पनि भनिदिनु।
- 16 यो चिठ्ठी तिमीहरूले पढ्ने पछि निश्चय होऊ कि यो चिठ्ठी लाओडिसियामा पढाए, तिमीहरूले पढ्यौ।
- 17 “प्रभुले उनीमाथि भरोसा गरेको सेवाको काम निश्चित भएर गर्नु” भनी अखिपसलाई भन।
- 18 म, पावल आफ्नै हातले तिमीहरूलाई नमस्कार लेख्दैछु। याद राख्नु, म कारागारमा छु। परमेश्वरको अनुग्रह तिमीहरूमा रहोस्।

थिस्सलोनिकीहरूलाई पावलको पहिलो पत्र

1 पावल, सिलवानस र तिमोथी थिस्सलोनिकीमा बस्ने मण्डलीलाई अभिवादन गर्छन, जुन मण्डली परम पिता परमेश्वर र प्रभु येशू ख्रीष्टमा छ। परमेश्वरको अनुग्रह र शान्ति तिमीहरूलाई होस्।

थिस्सलोनिकीहरूको जीवन र विश्वास

- 2 प्रार्थना गर्दा हामी सधैं तिमीहरू सबैलाई सम्झन्छौं र तिमीहरू सबैको लागि परमेश्वरलाई धन्यवाद चढाउँछौं।
- 3 तिमीहरूको विश्वासको लागि अनि जुन कुरो तिमीहरूले गरेकाछौं त्यसको लागि हामी सधैं प्रार्थना गर्दा परमेश्वर हाम्रा पितालाई धन्यवाद दिदछौं। अनि प्रेमको कारणले तिमीहरूले गरेको कामको निम्ति उहाँलाई धन्यवाद दिदछौं। हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूको आशाको कारणले दृढ रहेकोमा हामी तिमीहरूलाई धन्यवाद दिदछौं।
- 4 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। हामी जान्दछौं उहाँले तिमीहरूलाई आफ्नो बनाउन छान्नुभयो।
- 5 हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासित* अनि निश्चित बुद्धिद्वारा ल्यायो जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रद्दौं त्यो पनि तिमीहरूले जान्थे।
- 6 अनि तिमीहरू हामी जस्तै र प्रभु जस्तै भयो। तिमीहरूले धेरै दुःख पाए पनि आनन्दपूर्वक शिक्षा ग्रहण गर्नुभयो। त्यो आनन्द पवित्र आत्माले दिनुभएको हो।
- 7 म्यासिडोनिया र अथेयाका सबै विश्वासीहरूका निम्ति तिमीहरू एक उदाहरण बन्यौं।
- 8 तिमीहरूबाटै म्यासिडोनिया र अथेयामा परमेश्वरको संदेश फिजियो। र परमेश्वर प्रति तिमीहरूको विश्वास प्रत्येक ठाँउका मानिसहरूले बुझे। यसकारण तिमीहरूको विश्वास बारे हामीले केही भन्नु पर्दैन।
- 9 हामी त्यहाँ छँदा तिमीहरूले जुन असल तरिकाले हामीलाई स्वीकार गर्नुभयो, त्यो कुरा सबै तिर गरिन्छ। तिमीहरूले कसरी मूर्ति पूजा छोड्यौं र जीवित र सत्य परमेश्वरको सेवा गर्न थाल्यो यस बारे पनि तिमीहरू कुरा गर्नुभयो।
- 10 परमेश्वरको पुत्र स्वर्गबाट आउनु हुने प्रतीक्षामा तिमीहरूले मूर्ति-पूजा छोड्यौं। परमेश्वरले उहाँको पुत्रलाई मृत्युबाट बौराउनु भयो। उहाँ येशू हुनुहुन्छ जसले परमेश्वरको आउने रिसबाट हामीलाई बचाउनु हुनेछ।

2

थिस्सलोनिकीमा पावलको काम

- 1 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरू जान्दछौ, हामी तमीहरूकहाँ आएको व्यर्थ भएन।
- 2 हामी त्यहाँ आउनु भन्दा अघि फिलिप्पीमा ठूलो दुःख पायौं। त्यहाँका मानिसहरूले हाम्रो विस्वामा नराप्ता-नराप्ता कुरा गरे। यी सब तिमीहरू जान्दछौ। अनि जब हामी तिमीहरूकहाँ पुग्यौं, त्यस बेला पनि धेरै जना हाम्रो विस्वामै थिए। तर हाम्रो परमेश्वरले हामीलाई निर्भयतासित तिमीहरूलाई यो सुसमाचार दिन सहायता गर्नुभयो।
- 3 हामीलाई कसैले धोका दिएन। हामी दुष्ट होइनौं। हामी कसैलाई छल गर्ने चेष्टा गर्दैनौं। यसकारण मानिसहरूलाई हामी जे विश्वास गर्न उत्साह दिन्छौ त्यो यी कारणहरूबाट कुनै एउटा पनि होइन।
- 4 होइन, हामी सुसमाचार सुनाउँछौं किनकि परमेश्वरले हामीलाई परिक्षा लिनु भएको छ र यसो गर्नको लागि विश्वास गर्नुभएको छ। यसकारण जब हामी बोल्छौं हामी मानिसहरूलाई खुशी पार्ने कोशिश गर्दैनौं। हामी त परमेश्वरलाई खुशी पार्न चाहन्छौं। परमेश्वर नै एक हुनुहुन्छ जसले हाम्रो हृदय जोत्नु हुन्छ।
- 5 तिमीहरूको प्रशंसा गरेर हामीले तिमीहरूलाई प्रभावित पार्न खोजेका छैनौं, यो तिमीहरू जान्दछौं। हामीले तिमीहरूबाट पैसा लिने कोशिश पनि गरेका छैनौं। तिमीहरूबाट हाम्रो स्वाध लकाउनु केही छैन। परमेश्वर जान्नु हुन्छ, यो साँचो हो।
- 6 हामीले कुनै मानिसबाट प्रशंसा पनि खोजेका छैनौं, न तिमीहरूबाटै, न अरूबाटै।
- 7 हामी ख्रीष्टका प्रेरितहरू हौं। र जब हामी तिमीहरूसित बसिरहेका थियौं हामीले आफ्ना अधिकार पनि प्रयोग गर्न सक्ने थियौं र तिमीहरूलाई हाम्रो काम गर्न बनाउन सक्ने थियौं। तर हाम्रो व्यवहार तिमीहरूसित भद्र बन्यो जस्तो एउटी आमाले आफ्ना नानीहरूको हेरचाहमा गर्दछिन।
- 8 हामीले तिमीहरूलाई धैर्यमा गर्नुभयो। त्यसैले तिमीहरूलाई परमेश्वरको सुसमाचारको भागीदार बनाउन चाह्यौं। तर त्यति मात्र होइन हामीले आफ्नो जीवन पनि तिमीहरूसित बाँड्न चाहेका छौं।
- 9 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गर्नुभयो। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्नुभयो, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं।
- 10 जब हामी तिमी विश्वासीहरूसित थियौं, हामी पवित्र, धार्मिक, निष्कलंक बस्यौं। यो सत्य तिमीहरू र परमेश्वरलाई थाहा छ।
- 11 जस्तो तिमीहरूलाई थाहा छ हामीले तिमीहरूसित त्यस्तै व्यवहार गर्नुभयो जस्तो एक जना बाबुले आफ्ना बालकहरूसित गर्छन।
- 12 हामीले तिमीहरूलाई उत्साह दियौं, ढाडस दियौं र परमेश्वरको लागि पवित्र जीवन बाँच्ने आग्रह गर्नुभयो। परमेश्वरले तिमीहरूलाई आफ्नो राज्य र महिमामा बोलाउनु हुन्छ।
- 13 तिमीहरूले हामीबाट परमेश्वरकै वचन झैं ग्रहण गरेको कारणले हामी सधैं परमेश्वरलाई धन्यवाद दिदछौं। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्नुभयो, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाए झैं ग्रहण गर्नुभयो अनि मानिसहरूबाट आए झैं होइन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्नुभयो।
- 14 दाज्यू-भाइहरू, दिदी-बहिनीहरू! ख्रीष्ट येशूमा तिमीहरू यहुदीयामा परमेश्वरको मण्डलीहरू जस्ता हौं। यहुदीयामा परमेश्वरका जनहरूले त्यहाँका अरू यहुदीहरूबाट खूबै कष्ट खपेका थिए। अनि तिमीहरूले पनि आफ्नै देशवासीहरूबाट उस्तै दुःख भोग्यौं।

* 1:5: पवित्र आत्मा परमेश्वरको आत्मा, येशूको आत्मा अनि आत्माप्रदायक पनि भनिन्छ। जसले परमेश्वर अनि ख्रीष्टसित मिलेर संसारमा मानिसहरू माझ परमेश्वरको काम गर्छन।

15 ती यहदीहस्तले प्रभु येशूलाई र अगमवक्ताहस्तलाई मारे। तिमीहस्तले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहस्तसित खुशी हुनु हुन्। तिनीहस्त सबैका विप्लव छन्।

16 तिनीहस्तले अयहदीहस्तलाई प्रचार गर्न वाधा दिए। हामी गैर-यहदीहस्तलाई प्रचार गर्छौं ताकि तिनीहस्त पनि बाँच्न सकुन। तर ती यहदीहस्त आफ्ना पुराना पापहस्तमाथि पनि अझै पापहस्त थुपार्दै छन्। अब तिनीहस्तमाथि परमेश्वरको रिस पुग्ने आउनेवाला छ।

तिनीहस्तलाई फेरि भेट्ने पावलको इच्छा

17 हे दाज्यू-भाइहस्त र दिदी-बहिनीहस्त! छोडो समयको लागि हामी तिमीहस्तबाट छुट्टिएका थियौं। हामी शारीरिक रूपमा तिमीहस्तसित छैनौं तर हाम्रो सोचाइमा तिमीहस्तसितै छौं। तिमीहस्तलाई भेट्न हामी खबै उत्सुक थियौं र हामीले भेट गर्नु कठ चेष्टा पनि गर्थौं।

18 हो, हामी तिमीहस्तलाई भेट्न चाहन्छौं। म पावल तिमीहस्तकहाँ आउन धेरै चोटी साँचो चेष्टा चर्लाँए, तर त्यसो गर्न शैतानले हामीलाई सधैं बाधा पुर्‍यायो।

19 जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुन्छ तब तिमीहस्त नै हाम्रा गर्वको विषय हुनेछौं, किनभने तिमीहस्त हाम्रो आशा, हाम्रो मुकुट अनि हाम्रो आनन्द हो।

20 तिमीहस्त नै साँच्चै, हाम्रो महिमा र आनन्द हो।

3

1-2 हामी तिमीहस्तकहाँ आउन सकेका छैनौं अनि पर्खन पनि निकै गाह्रो भइराखेकोछ। हामीले तिमोथीलाई तिमिकहाँ पठाउने, र आफू एथेन्समा बस्ने निर्णय गर्थौं तिमोथी हाम्रो भाइ हुन्। उनी परमेश्वरसित ख्रीष्टको सुसमाचार मानिसहस्त माझ प्रचार गर्ने काम गर्छन्। तिमीहस्तलाई आफ्नो विश्वासमा दृढ र उत्साह दिन हामीले तिमोथीलाई पठाएका छौं।

3 हामीले तिमोथीलाई पठाएकाछौं ताकि हामीले सामना गर्नु परेको विपत्तिले तिमीहस्त हतोत्साह हुनु नपरोस। तिमीहस्तलाई यदै थियो, कि हामीमाथि यी विपत्तिहस्त पर्ने नै छन्।

4 जब हामी तिमीहस्तसँग थियौं हामीले तिमीहस्तलाई भनेका थियौं कि हामीले विपत्तिको सामना गर्नुपर्छ। अनि तिमीहस्त जान्दछौं कि जस्तो हामीले भनेका थियौं त्यही भयो।

5 त्यसैकारण तिमोथीलाई तिमीहस्तकहाँ तिमीहस्तको विश्वासको विषयमा जान्न पठाएको थियो। जब मैले केही क्षण पनि पर्खन सकिन उनलाई पठाँए। मलाई डर थियो कही शैतानले तिमीहस्तलाई परिक्षा लियो अनि हाम्रो सम्पूर्ण परिश्रम व्यर्थ भयो।

6 तर तिमोथी तिमीहस्तकहाँ आफ्नो भ्रमणबाट भर्खर फर्केर आई तिमीहस्तको विषयमा प्रेम र विश्वासको शुभ समाचार हामीलाई सुनाए। उनीबाट बुझ्यौं कि तिमीहस्तले हामीलाई सधैं सम्झदा रहेछौं र हामीलाई भेट्ने दूलो इच्छा रहेछ। हामीलाई पनि त्यस्तै भइरहेछ।

7 यसकारण, दाज्यू-भाइहस्त, दिदी-बहिनीहस्त, तिमीहस्तका विश्वासले गर्दा हामी हुक्कछौं। हामीलाई धेरै दुःख कष्ट छ तर पनि हामी तिमीहस्तको विश्वासको बारेमा सुनेर निश्चिन्त छौं।

8 तिमीहस्त परमप्रभुमा दरिलोसित उभिन सक्थौ भने हाम्रो जीवन वास्तवमा पूर्ण हुन्छ।

9 तिमीहस्तको कारणले परमेश्वरको अघि हामी हर्षित छौं। यसर्थ, त्यसैको लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौं। यही सब आनन्दको निम्ति हामी परमेश्वरलाई प्रशस्त धन्यवाद दिन सक्तौं।

10 हामी रात-दिन तिमीहस्तका लागि उत्साह पूर्वक परमेश्वरसित प्रार्थना गरिरहेकाछौं ताकि तिमीहस्तलाई भेट्न जान हामीलाई सम्भव होस् अनि तिमीहस्तको विश्वासमा आएको कुनै पनि कमीमा हामी आपूर्ति गर्न सकौं।

11 हाम्रो प्रार्थना छ कि हाम्रा पिता परमेश्वर र हाम्रा परमप्रभु येशू ख्रीष्टले तिमीहस्तकहाँ आउने बाटो खोलिदिनु हुनेछ।

12 हाम्रो प्रार्थना छ कि परमप्रभुले तिम्रो प्रेमलाई बढाईदिनु हुनेछ, ताकि तिमीहस्तको एक अर्कांमा र जम्मे मानिसहस्तमा प्रेम लगातार परिपूर्ण भई बढोस्। हामी प्रार्थना गर्छौं कि हामीले तिमीहस्तलाई प्रेम गरे जस्तै प्रत्येकमा प्रेम गर।

13 तिमीहस्तको हृदय दृढ बनाउनु भनेर हामी यो प्रार्थना गर्दछौं। जब हाम्रो प्रभु येशू आफ्ना सबै पवित्र जनहस्तसित आउनु हुनेछ, तिमीहस्त परमेश्वर हाम्रा पिताका अघि पवित्र र निष्कलंक हुनेछौं।

4

परमेश्वरलाई प्रसन्न पार्ने जीवन

1 दाज्यू-भाइहस्त र दिदी-बहिनीहस्त, अब मैले तिमीहस्तलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहस्तलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहस्त बसिरहेका छौं। अब हामी तिमीहस्तलाई भन्छौं अनि उत्साह दिन्छौं कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो।

2 तिमीहस्त जान्दछौं कि हामीले तिमीहस्तलाई के गर्नु शिक्षा दिएका छौं। हामीले ती कुराहस्त प्रभु येशूको अधिकारले भनेका हौं।

3 परमेश्वर चाहनु हुन्छ तिमीहस्त पवित्र जीवन बिताऊ अनि व्यभिचारबाट टाढो बस।

4 परमेश्वर इच्छा गर्नुहुन्छ कि तिमीहस्तले आफ्नो शरीर नियन्त्रणमा राख्न सिकेको हुनुपर्छ। परमेश्वरलाई सम्मान गर्न तिमीहस्तले शरीर पवित्र राख।

5 आफ्नो शरीरलाई व्यभिचारको काममा नलगाऊ। तिनीहस्त ज-जसले परमेश्वरलाई जान्दैन तिनीहस्त त्यसो गर्छन्।

6 यस विषयमा तिमीहस्त कसैले ख्रीष्टमा भएका भाइसँग भूल काम गर्नु हुँदैन अनि तिनको शोषण गर्नु हुँदैन। यस्तो कुकर्मिहस्तलाई परमप्रभुले दण्ड दिनुहुनेछ। यसबारे पहिल्यै भनिसकेका छौं र चेताउनी पनि दिइसकेका छौं।

7 परमेश्वरले हामीलाई पवित्र भाए बस बोलाउनु भएको हो अपवित्रतामा होइन।

8 यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहस्तलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।

9 ख्रीष्टमा भाइ-बहिनीहस्तलाई प्रेम गर भनेर लेखिरहने कुनै आवश्यकता देख्दैनौं। आपस्तमा प्रेम गर भन्ने आज्ञा परमेश्वर स्वयंले दिइसक्नु भएको छ।

10 अनि वास्तवमा तिमीहस्तले म्यासिडोनियाका सबै दाज्यू-भाइहस्त र दिदी-बहिनीहस्तलाई प्रेम गर्दछौं। दाज्यू-भाइ, दिदी-बहिनीहस्त, तिनीहस्तलाई अझै कसिलो प्रेम गर। यो हाम्रो हौसला हो।

11 शान्तीपूर्ण जीवन बाँच्ने कोशिश गर। आफ्नै धन्या याद गर, आफ्नै हातले काम गर। हामीले तिमीहस्तलाई यी कार्यहस्त गर भनी बातइसकेका छौं।

12 यदि तिमीहरूले यस्तो काम गरे विश्वास नगर्नेहरूले पनि तिमी जीवन्त शैलीको आदर गर्नेछन्। अनि आफ्नै आवश्यकताको लागि कसैमाथि भर पर्नु पर्दैन।

प्रभु आउनु हुँदछ

13 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहौंदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्।

14 हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमेश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ।

15 अब तिमीहरूलाई हामी जे भन्दछौं त्यो सन्देश परमप्रभु स्वयंबाट आएको हो। हाम्रो बीचमा जो अहिले जीवित छन्, परमप्रभु आँउदा पनि केही जीवित रहनेछन्। हामीहरू जो त्यस समय जीवित रहनेछौं, परमप्रभूसँग रहनेछौं, तर जो पहिले मरिसकेकाहरू भन्दा अघि होइन।

16 परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठूलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतको* स्वर्गमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेका छन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्।

17 त्यसपछि त्यतित्रजेल सम्म जीवित रहेका हामीहरूलाई भेला गर्नु हुनेछ। हामी बादलमा लगिनेछौं र प्रभुलाई हावामा भेट्ने छौं। अनि हामी सदाकाल प्रभूसितै रहनेछौं।

18 यसकारण यस्ता शब्दहरूले एक-अर्कालाई उत्साहित तुल्याउदै गर।

5

प्रभुको आगमनको लागि तयार बस

1 अब, दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, समय र मितिको विषयमा लेख्न कुनै आवश्यकता छैन।

2 तिमीहरू सबैले जान्दछौं जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ।

3 मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं।” तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चापुछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।

4 तर तिमी दाज्यू-भाइहरू र दिदी-बहिनीहरू अन्धकारमा छैनौं। त्यसकारण, त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन।

5 तिमीहरू सबै उज्यालो र दिनमा छौं। हामी अन्धकार र रातसित सम्बन्धित छैनौं।

6 यसैले हामी अरू जस्तो हुनु हुँदैन। हामी अरूहरू जस्तो सुतिरहनु हुँदैन, तर जाग्रत र आत्मा नियन्त्रित हुनुपर्छ।

7 सुत्नेहरू रातमा सुत्छन्, मात्रैहरू रातमा मात्छन्।

8 तर हामी दिनसँग सम्बन्धित छौं, यसकारण हामी आफैले आफूलाई नियन्त्रित राख्नु पर्छ। हामीले आफ्नो रक्षा गर्न कवच जस्तो प्रेम र विश्वास पहिरिनु पर्छ मुक्तिको आशा हाम्रो शिर-रक्षक हुनुपर्छ।

9 परमेश्वर हामीलाई उहाँको रिसको भागी बन्न होइन, तर हाम्रो प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाउनुको निम्ति छानिएका हौं।

10 येशूले हाम्रो निम्ति प्राण दिनु भयो जसमा कि हामी उहाँसितै बस सकौं। जब उहाँ आउनुहुन्छ हामी जीवित रहौं कि मृत, यो कुनै महत्वको कुरो होइन।

11 यसकारण एक-अर्कालाई उत्साह देऊ, एक-अर्कालाई बल देऊ। अनि त्यो त तिमीहरू गरिरहेकाछौं।

अन्तिम निर्देशन र अभिवादन

12 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! अब हाम्रो निवेदन छ कि जसले तिमीहरू माझ कठोर परिश्रम गरे, जसले तिमीहरूलाई परमप्रभु तर्फ डोर्याए असल शिक्षा दिए तिनको सम्मान गर।

13 हामी निवेदन गर्छौं कि तिनीहरूले गरेको कामको सम्मानको निम्ति सम्मानको विशेष प्रेम दर्शाऊ।

परस्परमा शान्तिपूर्वक बस।

14 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू अल्छेहरूलाई चेताउनी दिनु, डरपोकहरूलाई उत्साह दिनु, दुर्बलहरूलाई सहायता दिनु र सबैसित धैर्य राख्नु भनि हामी तिमीहरूलाई विन्ति गर्छौं।

15 याद गर, कसैले गलत कामको बदला नलियोस्। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ।

16 सधैं प्रसन्न बस।

17 प्रार्थना गर्न कहिल्यै नछोड।

18 सधैं परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनु हुन्छ।

19 पवित्र आत्माको कहिल्यै वाधा नदेऊ।

20 भविष्यवाणीलाई महत्वहीन नठान।

21 हरेक कुरालाई जाँच र असल जति राख।

22 हर प्रकारको दुःखाइँदेखि टाढा बस।

23 शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा हुनेहरूलाई पवित्र पारुन भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रो प्रभु येशू ख्रीष्ट आँउदा पूर्णरूपले दोषरहित बनाइ राख।

24 उहाँ नै एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनु भयो, तिम्रोलागि यी सब थोक गर्नु नै हुनेछ। तिमीहरूले उहाँलाई विश्वास गर्ने सक्छौं।

25 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि पनि प्रार्थना गर।

26 जब भेट गर्छौं सबै भाइ बहिनीहरूलाई पवित्र चुम्बनले अभिवादन गर।

27 प्रभुको अधिकार लिएर म भन्दछु, यो पत्र सबै दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई पढेर सुनाइदिनु पर्छ।

28 हाम्रा परमप्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैमा रहोस्। आमेन।

* 4:16: प्रधान स्वर्गदूत अर्थात् परमेश्वरको दूतहरू मध्येको अगुवा।

थिस्सलोनिकीहरूलाई पावलको दोस्रो पत्र

- 1 पावल, सिल्वानस, र तिमोथीबाट थिस्सलोनिका मण्डलीलाई प्रणाम। तैपार्इहरू हाप्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टमा हुनुहुन्छ।
- 2 तिमीहरूलाई हाप्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति रहोस्।
- 3 तिमीहरूको लागि हामी परमेश्वरलाई सधैं धन्यवाद दिन्छौं। त्यसो गर्नु हामीलाई ठिक छ कारण तिमीहरूको विश्वास झन-झन बढिरहेकोछ। तिमीहरूले एक अर्कामा गरेको प्रेम पनि बढिरहेको छ।
- 4 यसैले परमेश्वरका अरू मण्डलीहरूमा हामी तिमीहरू बारे गर्व गर्छौं। तिमीहरू आफ्नो विश्वासमा अझै दुरिलो बन्दै गएको कुरा हामी अरू मण्डलीहरूमा पाउँछौं। तिमीहरू अनेक कष्टले सताइँदैछौं ता पनि विश्वास छोडेका छैनौं, तर यसको सट्टामा दृढहँदै जाँदैछौं।

- पावल परमेश्वरको न्याय बारे बोल्छन्
- 5 यसले यो स्पष्ट पार्छ कि परमेश्वर आफ्नो न्यायमा सत्य हुनुहुन्छ। परमेश्वरले तिमीहरूलाई उहाँको राज्यको योग्य मानिसहरू भएको चाहनुहुन्छ। तिमीहरूको यातना त्यही राज्यकोलागि हो।
- 6 परमेश्वरले जे गर्नु हुन्छ ठिकसँग गर्नुहुन्छ। तिमीहरूलाई जसले कष्ट दिन्छन् तिनीहरूलाई परमेश्वरद्वारा कष्ट भोगाउनेछ।
- 7 अनि कष्टमा परेका तिमीहरूलाई परमेश्वरले शान्ति दिनुहुन्छ। परमेश्वरले यस्तै सहायता गर्नुहुन्छ जब प्रभु येशू आउनु हुन्छ। उहाँको शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट येशू तल आउनु हुनेछ।
- 8 परमेश्वरलाई नचिन्नेहरू तथा हाप्रा प्रभु येशू ख्रीष्टको सु-समचारलाई नमान्नेहरूलाई दण्ड दिनु उहाँ स्वर्गबाट बल्दो अग्लो लोपिए आउनु हुनेछ।
- 9 तिनीहरूलाई अनन्त विनाशको दण्ड दिइनेछ। तिनीहरूलाई प्रभुसित बस दिइनेछैन। उहाँका सर्वाच्च शक्तिदेखि धेरै टाड तिनीहरूलाई राखिनेछ।
- 10 यो त्यस दिन हुन्छ जुन दिन प्रभु येशू आउनु हुनेछ। उहाँ आफ्नो पवित्र सन्तहरूसित महिमा लिन आउनु हुनेछ। अनि तिनीहरू ज-जसले विश्वस गर्छन् येशूलाई देखेर आश्चर्यचकित हुनेछन्। तिमीहरू तिनै विश्वासीहरू मध्ये हुनेछौं किनकि हामीले दिएको साक्षी तिमीहरूले विश्वास गरेका छौं।
- 11 त्यसैकारण हामी सधैं तिमीहरूको भलाईकोलागि प्रार्थना गर्दछौं। उहाँले तिमीहरूलाई बोलाएको जीवन शैलीमा तिमीहरूलाई हाप्रा परमेश्वरले बाँच्ने योग्य बनाई दिनु हुन हामी प्रार्थना गर्छौं। तिमीहरूमा भएको असल गुणले तिमीहरूलाई यणस्तरीय कार्यहरू गर्न उत्साह दिन्छ अनि तिमीहरूकोमा भएको विश्वासले तिमीहरूलाई असल कार्य गर्न गाउँछ। हामी प्रार्थना गर्छौं कि परमेश्वरले तिमीहरूलाई अझ बेसी यस्तो असल कार्य गर्नु योग्य पारुन्।
- 12 हामी यी सब तरिकाले प्रार्थना गर्छौं ताकि हाप्रा परमप्रभु येशू ख्रीष्टको नाउँ तिमीहरूमा महिमित हुन सकोस् अनि तिमीहरूले पनि उहाँमा महिमा पाउन सक्छौं। त्यो महिमा हाप्रा परमेश्वर अनि प्रभु येशू ख्रीष्टको अनुग्रहबाट आउँछ।

2

दुष्ट घटना घट्नेछ

- 1 दान्यु-भाइ अनि दिदी-बहिनीहरू, हाप्रा प्रभु येशू ख्रीष्टको आगमन बारे हामीले केही कुरा भन्नु छ। हामी त्यस बेलाको कुरा गर्न चाहन्छौं जब हामी उहाँसित एक साथ भेट गर्छौं।
- 2 यदि कतैबाट तिमीहरूले प्रभुको आगमन भइसकेको चाल पाए तिमीहरू सजिलै बिचलित हुने अथवा डराउने पर्दैन। कसै-कसैले भन्तान कि यो आगमनवाणीमा छ अथवा सुसमाचारमा छ अथवा तिमीहरू चिठी पढ्न सक्छौं जुन तिमीहरूले भन्छन् कि तिनीहरू हामीबाट आएका हुन्।
- 3 कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विष्णु विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो।
- 4 परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैँले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ।
- 5 मैले पहिल्यै यी सब घटनाहरूको सत्य बताइ सकेको छु। याद छ?
- 6 अनि तिमीहरू जान्दछौं त्यो स्वेच्छाकारी केले रोकिराखिएको छ। ठिक समयमा देखा पर्न भनेर नै त्यसलाई रोकिराखेको छ।
- 7 पापको गुप्ति शक्तिले अहिले पनि संसारमा काम गरिरहेकै छ। तर एक शक्ति छ जसले त्यो दुष्टको शक्तिलाई रोकिराखेको छ। र त्यसलाई बाटोदेखि नपन्छ्याइञ्जेल सम्म त्यसलाई यसरी नै रोक्ने राखिनेछ।
- 8 त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको स्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ।
- 9 त्यो दुष्ट मानिस शैतानको शक्तिया आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झट्टो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ।
- 10 दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन् किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिमीहरूलाई बचाइने थियो।
- 11 तर तिनीहरूले सत्यलाई स्वीकारेनन्, यसकारण परमेश्वरले तिनीहरूलाई सत्यबाट भड्काउन केही शक्तिशाली चीज पठाउनु हुनेछ। त्यस शक्तिले गर्दा तिनीहरू असत्यमै विश्वास गर्न लाग्छन्।
- 12 त्यसकारण जस-जसले सत्यमा विश्वास गर्दैनन् तिनीहरू दण्डित हुन्छन्। तिनीहरूले सत्यता स्वीकारेनन् तर तिनीहरू दुष्टाई कर्महरूमा आनन्दित भए।

तिमीहरू मुक्तिको लागि छानिका हो

- 13 दान्यु-भाइहरू अनि दिदी-बहिनीहरू! प्रभुले तिमीहरूलाई माया गर्नु हुन्छ। तिमीहरूको मुक्तिको लागि परमेश्वरले शुरूदेखि नै तिमीहरूलाई छान्नुभएको हो। यसैले तिमीहरूकालागि हामी परमेश्वरलाई सधैं धन्यवाद दिन्छौं। आत्माद्वारा पवित्र बनेर अनि सत्यमा विश्वासी बनेर तिमीहरू बाँचेका छौं।
- 14 त्यही मुक्ति पाउन परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो जुन हामी प्रचार गर्छौं। तिमीहरू हाप्रा प्रभु येशू ख्रीष्टको महिमाको भागीदार हुन सक् भनेर बोलाईएका हो।

15 यसैले दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! हामीबाट पाएको शिक्षाहरूमा विश्वास लगातार गरिरहौं र दृढबन। हामीले मुखले बोलेर होस् कि चिष्टीमा लेखेर होस्, तिमीहरूलाई यी कुराहरू सिकाएकाछौं।

16-17 हामी प्रार्थना गर्छौं कि हाम्रो प्रभु येशू ख्रीष्ट आफैले र हाम्रा पिता परमेश्वरले तिमीहरू प्रत्येक असल कार्य जे गर्छौं अनि भन्छौ तिमीहरूमा उत्साह अनि शक्ति दिनुहुनेछ। परमेश्वरले हामीलाई माया गर्नु भयो अनि आफ्नो अनुग्रहद्वारा उनले हामीलाई असल आशा र अनन्त उत्साह दिनुभयो।

3

हाम्रोलागि प्रार्थना गर

1 अनि अब दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि प्रार्थना गर कि परमप्रभुको वचन फैलियोस् र तिमीहरूले गरे जस्तै अरूहरूले त्यसको सत्कार गर्स्न।

2 अनि यो पनि प्रार्थना गर कि पापी र कुकामीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्।

3 तर प्रभु विश्वासी हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनु हुन्छ र त्यो एक दृष्टबाट बचाउनु हुन्छ।

4 हामीले दिएको शिक्षा तिमीहरूले मान्दछौं भन्ने प्रभुले हामीलाई निश्चयता दिनुहुन्छ।

5 हामी प्रार्थना गर्छौं कि परमप्रभुले तिमीहरूको हृदयलाई परमेश्वरको प्रेम औ ख्रीष्टको धैर्य तिर डोर्याउन्।

काम गर्न वाध्यता

6 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरूलाई हामी हाम्रा प्रभु येशू ख्रीष्टको अधिकार लिएर आज्ञा दिदछौं कि काम गर्न जसले अस्वीकार गर्छ तिनीहरूबाट टाढा बस्। ती मानिसहरूले हामीबाट पाएको शिक्षा अनुसरण गर्नु अस्वीकार गर्छन्।

7 तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं।

8 अनि जैले पनि हामीले अरूको खाना खायौं, हामीले दाम तियौं। तिमीहरू कुनै एकजनाको पनि भार नबनिनु हामीले कडा मेहनत गर्यौं। हामीले रात-दिन काम गर्यौं।

9 यसको अर्थ यो होइन कि तिमीहरू को सहाएता माग्ने अधिकार हाम्रो छैन। तर तिमीहरूको लागि उदाहरण बन्नु ताकि तिमीहरूले अनुसरण गर, हामी आफ्नो हेरचाहकोलागी आफै खर्चौं।

10 हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।”

11 हामीले सुनेका छौं तिमीहरू मध्ये कसै-कसैले पटककै काम गर्दैनन् र अर्काको काममा हस्तक्षेप मात्र गरिहिडछन्।

12 हामी ती मानिसहरूलाई आदेश दिन्छौं कि तिनीहरूले अरू मानिसहरूलाई दुःख नदिउन्। हामी तिनीहरूलाई आदेश दिन्छौं कि तिनीहरू आफ्नो छाक जुटाउन आफै मेहनत गर्स्न। प्रभु येशू ख्रीष्टको निम्ति तिनीहरूले यस्तो गर्स्न भनी हामी सविनय विन्ति गर्छौं।

13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! असल कार्यहरू गर्न कहिल्यै नथाक।

14 यदि कसैले यस पत्रद्वारा दिएको आदेश नमाने त्यसलाई याद गरिराख। त्यससित सम्बन्धै नराख जसमा कि त्यो लज्जित होस्।

15 तर त्यससित शत्रु जस्तो व्यवहार नगर बरु भाइलाई जस्तो चेतावनी देऊ।

अन्तिम शब्द

16 हामी प्रार्थना गर्छौं, शान्तिका परमप्रभुले तिमीहरूलाई शान्ति प्रदान गर्स्न। हामी प्रार्थना गर्दछौं कि उहाँले तिमीहरूलाई सधै हर तरिकाले शान्ति प्रदान गर्स्न। प्रभु तिमीहरू सबैसित रहन्।

17 म पावल हूँ र यो अभिवादन आफ्नै हातले लेख्दैछु। मैले लेखेको प्रत्येक चिष्टीमा यो सत्यता चिन्ह हो। यो मेरो लेखे तरिका हो।

18 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैमाथि होस्।

तिमोथीलाई पावलको पहिलो पत्र

- 1 ख्रीष्ट येशुको प्रेरित पावलबाट प्रणाम। हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रा आशा ख्रीष्ट येशुको आज्ञाले म प्रेरित हुँ।
- 2 तिमोथीलाई, जो विश्वासमा मेरा सच्चा पुत्र हुन, हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु ख्रीष्ट येशुबाट अनुग्रह करुणा र शान्ति।
- 3 झटो शिक्षाहरूको विरुद्ध चेतावनी
- 4 जब म म्यासिडोनिया तर्फ गएँ त्यस बेला मैले तिमोथीलाई एफिससमै बस्नु भनेको थिएँ। त्यहाँ एफिससमा कसै-कसैले झट्टा शिक्षाहरू दिइरहेछन्। त्यहाँ बसेर तिमोथी ती मानिसहरूलाई ती कुराहरू नसिकाउनु भनि निर्देशन दिन सक्छौं।
- 5 तिनीहरूलाई पौराणिक कथा र नटङ्गिने पारिवारिक वंशावली भन्नामा ध्यान नदेऊ भनी निर्देशन दिन सक्छौं। यस्ता कुराहरूबाट खालि विवाद उत्पन्न हुन्छ, अनि परमेश्वरको काममा सहायता हुँदैन। परमेश्वरको काम विश्वासद्वारा गर्न सकिन्छ।
- 6 यस आज्ञाको उद्देश्य मानिसहरूमा प्रेम ल्याउनु हो। यो प्रेम उत्पन्न गर्नलाई मानिसहरूको हृदय शुद्ध हुनुपर्छ, तिनीहरूले जानेको जे उचित छ त्यसैको आधारमा तिनीहरूले काम गर्नु पर्छ अनि तिमीहरूमा सत्य विश्वास हुनुपर्छ।
- 7 कति मानिसहरूले यस्ता कुराहरूबाट मुख फर्काए अनि व्यर्थका कुरातिर लागे।
- 8 त्यस्ता मानिसहरू शास्त्री बन्न खोज्छन्। तर उनीहरू के बोलिरहेका छन् त्यो उनीहरूलाई नै थाहा हुँदैन। अनि उनीहरूले ती कुराहरू बुझ्दैनन् जसलाई उनीहरू सत्य भन्छन्।
- 9 हामी जान्दछौं कि हामीले ठीकसित उपयोग गरे व्यवस्था राम्रो हुन्छ।
- 10 हामी यो पनि जान्दछौं, व्यवस्था भला मानिसहरूकोलागि बनिनेको होइन। व्यवस्था त उनीहरूको निम्ति बनिनेको हो जो विधान विरोधी र अनाज्ञाकारी छन्, जो भक्तिहीन र पापमय छन्, जो अपवित्र र अधर्मी छन् जो मातृ पितृ घातक र हत्याारा छन्।
- 11 जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झट्टा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झट्टो कुरा बोल्छन् अनि जसले साँचो शिक्षाको विरुद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन।
- 12 यो सत्य शिक्षा सुसमाचारकै एउटा भाग हो जो परमेश्वरले मलाई प्रचार गर्न सुम्पनुभयो। म योहिमामय सुसमाचार परमधन्य परमेश्वरबाट आएको हो।

परमेश्वरलाई उहाँको कृपाको निम्ति धन्यवाद

- 12 हाम्रा प्रभु ख्रीष्ट येशुलाई म धन्यवाद दिँदछु किनभने उहाँले मलाई विश्वास गर्नु भयो र उहाँको सेवा गर्ने यो काम मलाई दिनुभयो। उहाँले यो गर्न मलाई शक्ति दिनुभयो।
- 13 अधि-अधि म ख्रीष्टको विरुद्ध बोल्थेँ, उहाँलाई सताउँथेँ र उहाँलाई चोट लाग्ने काम-कुरो गर्थेँ। तर परमेश्वरले ममाथि कृपा गर्नुभयो किनकि म के गर्दै थिएँ त्यसबारे म अज्ञानी थिएँ। मैले सबै यस्ता कुराहरू त्यस बेला गरेँ जब मेरो ख्रीष्ट प्रति विश्वास थिएन।
- 14 तर मैले पूर्णरूपले उहाँको अनुग्रह पाएँ। अनि त्यही अनुग्रहसित ख्रीष्ट येशुमा प्रेम अनि विश्वास पाएँ।
- 15 म जे भन्दैछु त्यो सत्य हो अनि तिमोथीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छ: ख्रीष्ट येशु पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महा-पापी हुँ।
- 16 तर म प्रति कृपा यसकारणले देखाइयो कि ख्रीष्ट येशुले उहाँका अनन्त धैर्य ममा देखाउन सक्नुभयो। ख्रीष्टले म प्रति ठूलो धैर्य देखाउनु भयो जो पापीहरू मध्ये निकृष्ट थिएँ। ख्रीष्टले मलाई तिनीहरूका निम्ति एउटा उदाहरणको रूपमा लिनुभयो। जसले भविष्य प्रति विश्वास गर्छ अनि अनन्त जीवन चाहन्छ। तिनीहरूको निम्ति ख्रीष्ट मलाई एक उदाहरण बनाउन चाहनु हुन्थ्यो।
- 17 जसले सदा-सर्वदा शासन गर्छन्, सम्मान अनि महिमा उनै राजा प्रति होस्। उहाँको अस्तित्व मेटाउन सकिँदैन अनि देख्न सकिँदैन। एकमात्र परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि महिमा रहोस्। आमिन।
- 18 तिमोथी, तिमोथी मेरा पुत्र जस्तो हो। म तिमोथीलाई यो आज्ञा दिँदैछु। यो आज्ञा त्यो अगमवाणीसित सम्मत हुनेछ जो तिम्रो बारेमा पहिल्लै भनिएको थियो। म तिमोथीलाई यो भन्दैछु कि तिमोथी त्यो अगमवाणी अनुसार कार्य गर अनि विश्वासको असल लडाइँ लड।
- 19 विश्वास राखिराख र जे उचित छ भनि तिमोथी जान्दछौं त्यो गर। कति व्यक्तिले यसलाई अनुरण गरेनन् अनि तिनीहरूको विश्वास नष्ट भयो।
- 20 हाइमिनियस र अलेकज्याण्डरले त्यसै गरेका थिए। तिनीहरूले परमेश्वरको विरुद्धमा बोल्नु नहुनेहेछ भने पठा सिकुन भनेर मैले ती दुईलाई शैतानको हातमा सुम्पिदिएँ।

2

पुरुष र स्त्रीहरूको लागि नियमहरू

- 1 प्रथमतः म तिमोथीलाई सबैकोलागि प्रार्थना गर भनेर निवेदन गर्छु। परमेश्वरसित सबैको बारेमा कुरा गर। मानिसहरूलाई चाहिएको कुरो उहाँसित माग र उहाँलाई धन्यवाद चढाऊ।
- 2 राजाहरू अनि उनीहरू सबैकोलागि जो अधिकार-सम्पन्न छन्, प्रार्थना गर जसमा कि हामी शान्तिसित अनि कुनै वाधाबिना जिउन पाउँ जसमा कि हामी हरेक प्रकारले परमेश्वरको आराधना गर्न सक्ौं अनि उहाँ प्रति सम्मान देखाउन पाउँ।
- 3 यही राम्रो हुन्छ र यसले हाम्रा उद्धारकर्ता परमेश्वर प्रसन्न हुनुहुन्छ।
- 4 परमेश्वर सबैको उद्धार भएको चाहनुहुन्छ अनि उहाँ यो पनि चाहनुहुन्छ कि यो सत्यलाई सबैले जानु।
- 5 परमेश्वर एकमात्र हुनुहुन्छ अनि मानिसहरूको उहाँकहाँ पुग्ने बाटो पनि एउटै छ। त्यो बाटो येशु ख्रीष्ट मार्फत हो, जो एकजना मानिस पनि हुनुहुन्छ।
- 6 सबै मानिसहरूको पापहरूको मृत्यु चुकाउनु येशुले स्वयंलाई बलिदान गर्नु भयो। येशु प्रमाण हुनुहुन्छ कि सबैको उद्धार होस् भन्ने परमेश्वर चाहनुहुन्छ। अनि उहाँ ठीक समयमा आउनुभयो।
- 7 त्यसैले सुसमाचार भन्न म एक प्रेरितको रूपमा छानिएकोछु। म सत्य बोल्दैछु, मैले झट्टो बोलेको छैनं। म अथहदीहरूको निम्ति एक शिक्षकको रूपमा छानिएँ। म तिनीहरूलाई विश्वास गर्नु अनि सत्यको अनुसरण गर्नु सिकाउँछु।

स्त्री र पुरुषलाई बिशेष सुझावहरू

8 मानिसहरूले जही पनि प्रार्थना गरून् भन्ने म चाहन्छु। प्रार्थनामा जसले आफ्ना हात उठाउँछन् ती मानिसहरू पवित्र हुनु पर्छ। तिनीहरू रिसालु र झगडालु हुनु हुँदैन।

9 श्रीहरूले पनि ठीकसित वस्त्र पहिरिऊन् भन्ने म चाहन्छु। उनीहरूले स्वयंलाई उपयुक्त अनि सामान्य बन्नले सजाउनु पर्छ, चुल्हा बाटेर, सुन वा मोती झल्काएर वा बहुमूल्य वस्त्र पहिरि होइन।

10 तर तिनीहरूले आफूलाई असल कामहरूले सजाउनु पर्छ। यो ती श्रीहरूलाई उपयुक्त हुन्छ जसले भन्छन् कि तिनीहरू परमेश्वरको पूजा गर्छन्।

11 श्रीहरूले शान्तपूर्वक र पूरा आज्ञाकारी भाए सिकुन्।

12 तर म कुनै श्रीलाई शिक्षा दिने तथा कुनै पुस्त्रमाथि अधिकार जमाउने अनुमति दिदिन, तर श्री चुपचाप बस्नुपर्छ।

13 किनभने पहिले आदमको सृष्टि भयो अनि पछि हव्वाको।

14 जेतानद्वारा ठगिने आदम थिएन। त्यो श्री थिएँ जो ठगिँ अनि पापी बनी।

15 तर श्रीहरू नानी जन्माउनाले मुक्त हुन्छन्। तिनीहरू विश्वास, प्रेम अनि पवित्रतामा लागिरे अनि उचित तरिकाले आत्मा संयममा लागिरे तिनीहरूले मुक्ति पाउँछन्।

3

मण्डलीका अगुवाहरू

1 म जे भन्छु त्यो साँचो हो: यदि कसैले मण्डलीको अगुवा हुने इच्छा गर्छ भने उसले राम्रो कामको इच्छा गरेको हो।

2 अगुवा खुबै असल मानिस हुनुपर्दछ ताकि कसैले पनि उसको आलोचना गर्न नसकोस। उसको एउटै मात्र पत्नी हुनुपर्छ। ऊ आत्मनियन्त्रित र बुद्धिमानी हुनु पर्छ। ऊ अरूबाट सम्मानीत हुनुपर्छ। ऊ मानिसहरू प्रति सत्कारशील हुनुपर्छ। ऊ एक असल शिक्षक हुनुपर्छ।

3 उसले अति धेरै दाखरस पिउनु हुँदैन र झगडालु पनि हुनु हुँदैन। ऊ विनयी अनि शान्त हुनु पर्छ। ऊ पैसाको लोभी हुनु हुँदैन।

4 ऊ आफ्नो परिवारलाई असलसित अगुवाइ गर्नमा योग्य हुनुपर्छ। मतलब उसका छोरा-छोरीहरूले पूर्ण आदरपूर्वक उसको आज्ञा पालन गर्नुपर्छ।

5 यदि ऊ आफ्नो परिवारको अगुवाइ गर्न अयोग्य भए, उसले परमेश्वरको मण्डलीको देखरेख कसरी गर्ला।

6 अगुवा नव-परिवर्तित विश्वासी हुनुहुँदैन। नत्र ऊ स्वयं घमण्डी बन्नेछ। तब उसको घमण्डका निम्ति दुष्टतालाई दण्ड दिए झैं उसलाई पनि दण्ड दिइनेछ।

7 ऊ मण्डलीदेखि बाहिरका मानिसहरूद्वारा पनि मान गरिने हुनुपर्छ। तब ऊ अरूद्वारा आलोचित हुने छैन अनि ऊ शैतानको जालमा पर्ने छैन।

मण्डलीक सहायकहरू

8 त्यसरी नै जसले विशेष सहायकहरूको रूपमा मण्डलीको सेवा गर्छन् तिनीहरू मानिसहरूबीच माननीय हुनुपर्छ। तिनीहरू बातचीतमा इमान्दार हुनुपर्छ अनि तिनीहरूले अधिक दाखरस पिउनु हुँदैन। अरूलाई ठगेर तिनीहरूले धनी बन्ने कोशिश गर्नु हुँदैन।

9 तिनीहरू परमेश्वरले हामीलाई बताएको सत्यमा दृढ रहनु पर्छ अनि तिनीहरूले जे ठीक छ भनी विश्वास गर्छन् सधैं त्यही गर्नु पर्छ।

10 त्यस्ता मानिसहरूलाई अधिबाटै जाँच। यदि तिनीहरूमा कुनै गलत कुरा छैन भने तिनीहरूले विशेष सहायकहरूको रूपमा काम गर्न सक्छन्।

11 उसरी नै श्रीहरू पनि मानिसहरू माझ माननीय हुनुपर्छ। तिनीहरूले अर्कोको निंदा गर्नु हुँदैन। तिनीहरू हरेक कुरामा आत्मा-नियन्त्रित र विश्वासी हुनुपर्छ।

12 विशेष सहायकहरूको रूपमा सेवा गर्ने मानिसको एउटा पत्नी मात्र हुनुपर्छ। तिनीहरू आफ्ना बालबच्चाहरूको अनि आफ्नो परिवारको योग्य अगुवा हुनुपर्छ।

13 असल प्रकारले सेवा गर्ने यी विशेष सहायकहरूले स्वयंलाई माननीय पदको योग्य तुल्याउने छन्। तिनीहरूले खीष्ट येशूमा आफ्नो विश्वासको विषयमा दृढो भरोसा पाउनेछन्।

हाप्रो जीवनको रहस्य

14 म तिमी भएकोमा चँडे आउन सक्छुला कि भन्ने आशा छ। अहिलेलाई म यो पत्र लेख्दैछु।

15 यदि म तिमीकहाँ झट्टै आउन सकिनेँ भने पनि परमेश्वरको परिवारमा मानिसहरूले के गर्नु पर्छ त्यो तिमीले जान्नेछौ। त्यो परिवार जीवित परमेश्वरको मण्डली हो। अनि परमेश्वरको मण्डली सत्यको खँबा र जग हो।

16 निःसन्देह हाप्रो आराधनाको जीवनको रहस्य महान छ:

उहाँ हाप्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो,

आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ।

उहाँ स्वर्गदूत अधि देखा पर्नुभयो,

ससमाचार अन्य जातिहरूमा प्रचारित गरियो,

विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे।

अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।

4

झुटा शिक्षकहरू बारे सावधान

1 पवित्र आत्मा स्पष्टसित भन्नु हुन्छ कि भविष्यमा कति मानिसहरू सत्य शिक्षा प्रति विश्वास गर्न छाड्नेछन्। तिनीहरूले धोखे बाज आत्माहरूलाई मान्नेछन् अनि भूतप्रेतको शिक्षाहरूको अनुसरण गर्नेछन्।

2 यस्ता शिक्षाहरू झुटा अनि धोखेबाजहरूबाट अँउदछ जसले सही र गलत के हो त्यो पनि छुट्याउन सक्दैनन्। तिनीहरूको विवेक तातो फलामले पोलेको हुन्छ।

3 ती व्यक्तिकहरूले मानिसहरूलाई विवाह गर्न अनि कुनै-कुनै खाने कुराहरू खान दिदिन। तर सबै खानेकुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो। यसकारण, जसको विश्वास छ अनि जसले सत्य जान्दछ तिनीहरूले धन्यवाद सहित ती खान सक्छन्।

4 परमेश्वरले सृष्टि गर्नुभएको जुनै कुरो पनि राम्रो छ। परमेश्वरलाई धन्यवाद सहित ग्रहण गरेको कुनै कुरो पनि अस्वीकार गर्नु हुँदैन।

5 परमेश्वरको वचन अनि प्रार्थनाद्वारा हरेक कुरो पवित्र बन्दछ।

ख्रीष्ट येशुको असल सेवक बन

6 यी सबै कुराहरू त्यहाँका दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई सुनाऊ। यसले तिमीलाई ख्रीष्ट येशुको असल सेवक हो भन्ने देखाउँछ। तिमीले अनुसरण गरेको सत्य विश्वासको वचन र असल शिक्षाले तिमीलाई दरिलो बनाएको छ भनि तिमी देखाउनेछौ।

7 मानिसहरू यस्ता मूर्ख कथाहरू सुनाउँछन् जसको परमेश्वरको सत्यतासित कुनै सम्बन्ध छैन। त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंलाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ।

8 शारीरिक व्यायामले तिमीलाई केही मात्रामा सहायता गर्नेछ। तर परमेश्वर प्रति अर्पण गरेको सेवालै तिमीलाई हरेक कुरामा सहायता गर्नेछ। परमेश्वरको सेवामा यो जीवन अनि अर्को जीवनको पनि आशीर्वादको भाकल निहित हुन्छ।

9 मैले जे पनि भनै त्यो सत्य हो अनि तिमीले त्यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छ।

10 त्यसैको निम्ति हामी परिश्रम र संघर्ष गर्छौं। हामी जीवित परमेश्वरमा आशा गर्छौं। उहाँ सबैका मुक्तिदाता हुनुहुन्छ विशेष गरी तिनीहरूको जो उहाँमाथि विश्वास गर्छन्।

11 यिनै कुराहरूका आदेश र शिक्षा देऊ।

12 तिमी जवान छौ तर तिमी उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ।

13 म नआऊजेलै मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाउँदै गर्नु, तिनीहरूलाई दुइ बनाउँदै गर्नु शिक्षा दिँदै गर्नु।

14 तिमीमा भएको बरदानलाई काममा लाउने कुरो याद गर। त्यो बरदान तिमीलाई अगुवाहरूको समूहले तिमीमाथि हात राखेर अगमवाणी गरी दिएकाछन्।

15 यी कुराहरू प्रति विचार गरिरह, ती कुराहरू गर्नमा तिमी जीवन समर्पण गर। तब हरेक व्यक्तिले तिमी उन्नति देख्न सक्नेछन्।

16 आफ्नो जीवनको र आफ्नो शिक्षणको ध्यान राख। उचित रूपले जीवन जिउँदै अनि शिक्षा दिँदै जाऊ। तब तिमीले आफैलाई अनि तिम्ना शिक्षा सुन्नेहरूलाई बचाउनेछौ।

5

जिउने नियमहरू

1 आफूभन्दा ठूला मानिसहरूसित रिसाएर नबोले तर तिनीसित आफ्ना पितालाई जस्तै व्यवहार गर। साना मानिसहरूसित आफ्ना भाईहरूलाई झैं व्यवहार गर।

2 ठूला स्त्रीहरूसित आफ्नी आमालाई झैं व्यवहार गर अनि सानाहरूसित बहिनीहरूलाई जस्तै शूद्र मनले व्यवहार गर।

बिधवाहरूको वास्ता गर्नु

3 विधवाहरूलाई मान गर जो साँच्चै असहाय छन्।

4 तर कुनै विधवाका छोरा-छोरी वा नाती-नातीना छन् भने तिनीहरूले सिकनु पर्ने पहिलो कुरो हुन्छ: आफ्नो परिवारको देखरेख गर्नु। जब तिनीहरूले यसो गर्छन् तिनीहरूले आफ्ना आमा-बाबु तथा बाजे-बज्यैको ऋण चुकाउनेछन्। यसद्वारा परमेश्वर पनि खुशी हुनु हुनेछ।

5 कुनै एक विधवा जो साँच्चै अभावमा छन्, जसलाई देखरेख गर्ने कोही छैन, जसले आफ्नो आशा परमेश्वरमाथि मात्र राखेकीछन्, उनले दिनरात परमेश्वरसंग प्रार्थना गर्छिन्। उनले परमेश्वरसंग सहायता माग्छिन्।

6 तर आफ्नो आनन्दको लागि कुनै विधवा बाँच्छे भने ऊ जीवित भएता पनि मरेकै बराबर हो।

7 यी कुराहरू गर्नु भनि ती विश्वासीहरूलाई निर्देश गर, जसमा कि कसैले पनि यो भन्नु नसक्नु कि तिनीहरूले भूल गर्दैनछन्।

8 मानिसहरूले आफ्नै मानिसहरूको याद राख्न पर्छ विशेष गरी आफ्नै परिवारहरूको। यदि कसैले त्यसो गर्दैन भने उसले सत्य शिक्षालाई त्यागेकोछ। त्यस्ता मानिस त अविश्वासी भन्दा पनि खराब हो।

9 विधवाहरूको सूचीका निम्ति कुनै पनि विधवा 60 वर्ष वा त्यस भन्दा अधिक उमेरको हुनुपर्छ। उसका एउटै मात्र पति भएको हुनुपर्छ।

10 उसले राम्रो कामहरू गरिनु भनेर उनी जानिएको हुनुपर्छ। जस्तो आफ्ना बालबच्चाको पालन-पोषण गर्ने, मानिसहरूको सत्कार गर्ने, परमेश्वरका मानिसहरूको पाउ धुने, कष्टमा परेका मानिसहरूको सहायता गर्ने र आफ्नो जीवनलाई हर प्रकारको असल काममा लगाउनेहरू।

11 तर तर्पणी विधवाहरूलाई आफ्नो सूचीमा नहलेख। तिनीहरूले आफूलाई ख्रीष्टमा समर्पित गरेता पनि आफ्नो शारीरिक इच्छाहरूले प्रायः नै तिनीहरूलाई ख्रीष्टबाट तान्छ अनि विवाह गर्न चाहन्छन्।

12 तिनीहरूले पहिलाको प्रतिज्ञा भङ्ग गरेको कारणमा तिनीहरूको न्याय गरिनेछ।

13 यस बाहेक, ती तर्पणी विधवाहरू घर-घर घुम्ने, कुराटै हुने र अर्काको जीवनमा हस्तक्षेप गर्ने बानी लिन्छन् अनि नगर्नु पर्ने कुराहरूमा समय बिताउँछन्।

14 यसकारण म चाहन्छु कि तर्पणी विधवाहरूले विवाह गरून्, बालकहरू जन्माउन् र आफ्नो घरको देखभाल गरून्। यदि तिनीहरूले यसो गरे हाम्रा शत्रुहरूले तिनीहरूको आलोचना गर्न अस्वर पाउने छैनन्।

15 कतिपय तर्पणी विधवाहरू शैतानको अनुसरण गर्न फर्किसकेकाछन्।

16 यदि कुनै विश्वासी स्त्रीको घरमा विधवाहरू भए उसले तिनीहरूको देखरेख गर्नु पर्छ। तिनीहरूको देखरेखका निम्ति मण्डलीलाई बाधा दिनु हुँदैन। तब तिनीहरूको देखरेख मण्डलीले गर्न सक्नेछ। जो साँचो अर्थमा अभावग्रस्त विधवा छन्।

अगुवाहरू अन्यकुराहरूको बारेमा

17 अगुवाहरू जसले प्रभावकारी ढङ्गले अगुवाका रूपमा कार्य गरिरहेछन्, मण्डलीले तिनलाई दोबर पुरस्कार दिनु पर्छ। विशेष गरी यो तिनीहरूलाई प्रयुक्त हुन्छ जसले प्रचार गर्न र सिकाउनमा परिश्रम गर्दछन्।

18 किनभने धर्मशास्त्रले भन्छ: “गोरूले दाँइ गर्दछ भने त्यसको मुखमा मोहोला नलगाऊ।”^{*} अर्को ठाउँमा धर्म शास्त्रले नै भन्छ, “मजदुरलाई उसको योग्य ज्याला दिनुपर्छ।”^{**}

19 यदि कसैले अगुवालाई दोष्याउँछ भने उसलाई ध्यान दिनु हुँदैन। यदि दुइ वा तीन व्यक्तिहरू त्यो दोषको साक्षी दिन्छन् भने मात्र त्यस व्यक्तिको कुरा सुन।

20 जब तिनीहरू पाप गर्छन्, मानिसहरूलाई भन कि तिनीहरू गलत छन्। यो कुरा सम्पूर्ण मण्डलीको समक्ष गर। तब अरूहरूले पनि चेतावनी पाउनेछन्।

* 5:18: व्यवस्था 25:4 बाट उद्धृत गरिएको।

** 5:18: लूका 10:7 बाट उद्धृत गरिएको।

21 परमेश्वर, ख्रीष्ट येशु अनि छानिएका स्वर्गदूतहरूका सामु म तिमीलाई यसो गर्ने आदेश दिंदेछु। तर तिमीले सत्य नजानेसम्म मानिसहरूको न्याय नगर। अनि सबैलाई समानरूपले यसो गरिनु पर्छ।

22 धर्मगुरु बनाउनाका निम्ति कसैमाथि तिम्नो हात राख्नेको अधि होशियारीसित सोच। अरूका पापहरूका सह भागी नहोऊ। आफूलाई शुद्ध राख।
23 तिमोथी साधारणतया: तिमी पानी मात्र पिउँछौ। यसो नगर, केही दाखरस पनि पिउने गर। त्यसले तिम्नो पेटलाई सहायता गर्छ अनि तिमी घरिघरि विमारी पर्ने छैनौ।

24 कोही मानिसहरूको पापहरू सजिलैसित देख्न सकिन्छ अनि तिनीहरूले देखाउँछन् कि तिमीहरूको न्याय गरिनेछ। तर कति अन्य पापहरू केही समय पछि मात्र देखिन्छ।

25 मानिसहरूले गर्ने असल काम बारे पनि यस्तै हो। मानिसहरूले गर्ने असल कुराहरू सजिलै देख्न सकिन्छ। कहिले काही यी असल कुराहरू सजिलै नदेखिए तापनि तिनीहरूलाई लुकाउन सकिंदैन।

6

1 ती जो दासत्वको वशमा छन् तिनीहरूले आफ्ना मालिकहरूलाई पूर्ण आदर दर्शाउनु पर्छ। यदि तिनीहरूले त्यसो गरे परमेश्वरको नाउँ अनि हाम्रो शिक्षाको झटो निन्दा हुनेछैन।

2 केही दासहरूका मालिकहरू विध्वंसी छन्। ती दासहरू अनि मालिकहरू दाज्यू-भाइहरू हुन्छन् तर दासहरूले मालिक प्रतिको आफ्नो आदर सत्कारमा कुनै कमी देखाउनु हुँदैन। बरु तिनीहरूले आफ्ना विध्वंसी मालिकहरूको अझ राम्ररी सेवा गर्नुपर्छ। किन? किनभने दासहरू तिनीहरूले प्रेम गर्ने ती विध्वंसी मालिकहरूलाई सहायता गर्छन्।

झटो शिक्षा र साँचो धन

मानिसहरूलाई तिमीले यी कुराहरू गर्न भन्नु र सिकाउनु पर्छ।

3 कोही मानिसहरूले झटो कुराहरू सिकाउँछन्। यी कुराहरू हाम्रा प्रभु येशु ख्रीष्टका सत्य शिक्षा अनि परमेश्वरको सेवाको सत्य मार्गसित मेल खाँदैन।

4 झट्टा शिक्षा दिने मानिस अहङ्कारी हुन्छ र केही बुझ्न नसक्ने हुन्छ। यस्तो मानिस बहस-प्रेमी हुन्छ अनि वचनहरू बारे झगडा गर्छ। यसले इर्ष्या, झगडा, अपमान अनि कुशंका ल्याउँछ।

5 यसले दुषित मन हुने मानिसहरूबाट तर्कवितर्क पनि ल्याउँदछ। जसले सत्य गुमाएका हुन्छन्। तिनीहरू सम्झन्छन् कि परमेश्वरको सेवा गर्नु धनवान बन्ने मार्ग हो।

निश्चयनै परमेश्वरको सेवाले मानिसलाई धनवान तुल्याउँछ यदि आफूसित भएको कुरामा उसलाई सन्तोष छ भने।

7 जब हामी संसारमा आयौ, हामीले हामीसित केही पनि ल्याएनौ, उसरी नै, जब हामी मछौँ यस संसारबाट हामी केही पनि लान सक्तैनौ। जब हामी संसारमा आयौ हामी रिक्तो हात आयौ। अनि जब हामी मछौँ हामी रिक्तो हात जान्छौ।

8 यसकारण यदि हामीसित भोजन अनि बस्त्र भए हामी त्यसैमा सन्तुष्ट रहनेछौ।

9 तर मानिसहरू जो धनी हुन चाहन्छन् ती लोभमा फँसन्छन् अनि जालमा पर्छन्। तिनीहरू मूर्खतापूर्ण अनि हानिकारक चाहनाको विकास गर्ने कुरा गर्छन्। जुन कुराहरूले तिनीहरूलाई ध्वंस अनि नष्ट बनाउँदछ।

10 पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विध्वंसलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धैर्यभन्दा धैर्य धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्।

याद गर्नु पर्ने केही कुराहरू

11 तर तिमी परमेश्वरका मानिस हो। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बसु पर्छ। असल धार्मिकता, भक्ति, विध्वंस, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशिश गर।

12 आफ्नो विध्वंसको रक्षा गर्नु दौडमा दगुनु जस्तै हो। त्यो दौड जित्न, सक्दो आफ्नो कोशिश गर। अनन्त जीवन प्राप्त गर्ने कोशीश गर जसको निम्ति तिमीलाई आह्वान गरिएकोछ। अनि तिमीले ख्रीष्ट बारे महान् सत्यलाई यसप्रकारले देखेर साक्षी दिएका छौ कि धैर्यले त्यो सुनेकाछन्।

13 परमेश्वर अनि ख्रीष्ट येशु को समक्ष म तिमीलाई आज्ञा दिदछु। ख्रीष्ट येशु नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छु:

14 तिमीलाई आज्ञा दिए अनुसार काम गर। हाम्रा प्रभु येशु ख्रीष्टको आगमन सम्म यी कुराहरू कुनै नूटि र दोष बिना गर्दै गर।

15 ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ।

16 परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बसु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन।

17 यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि न्याय भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ।

18 धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँड्नुमा खुशी हुनु भन्नु।

19 त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडैरी बनेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्।

20 तिमोथी, परमेश्वरले तिमीले जुन कुरा सम्पन्न भएकोछ त्यसको रक्षा गर्नु। मर्ख कुरा अनि धर्म-निन्दा गर्नेहरूदेखि टाढा बस। सत्यको विषुद्विवाद गर्नेहरूदेखि तिमी स्वयं अलग बस। तिनीहरूसित केही छ जसलाई तिनीहरू "ज्ञान" भन्छन् तर त्यो वास्तविक ज्ञान होइन।

21 कोही भन्छन् कि तिनीहरूसित "ज्ञान" छ। तिनीहरूले सत्य विध्वंसलाई त्यागेकाछन्।

परमेश्वरको अनुग्रह तिमीहरू सबै प्रति रहोस।

तिमोथीलाई पावलको दोस्रो पत्र

- 1 ख्रीष्ट येशुको एक प्रेरित पावलबाट। परमेस्वरले मलाई प्रेरित बनाउन चाहनुभयो। उहाँले मलाई ख्रीष्ट येशुमा जीवनको प्रतिज्ञाबारे प्रचार गर्ने निर्देशन दिनु भएको छ।
- 2 मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेस्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशुबाट तिमोथीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्।
उत्साह अनि धन्यवाद
- 3 दिन अनि रात आफ्नो प्रार्थनामा म तिमोथीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिमीलाई परमेस्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेस्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनी कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु।
- 4 म मेरो मनमा तिमोथीलाई आँसु खसालेको सम्झन्छु, यसर्थ म तिमोथीलाई भेट्न उत्सुक छु जसद्वारा म आनन्दले परिपूर्ण बन्।
- 5 म तिमी सत्य विश्वास पनि सम्झन्छु। तिमी बच्चै लोइस र तिमी आमा युनिसमा त्यस किसिमको विश्वास थियो। अहिले म निश्चित छु तिमी पनि त्यस्तै विश्वास छ।
- 6 त्यसैले म तिमोथीलाई परमेस्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे सम्झाउन चाहन्छु। जब मैले मेरो हात तिमोथीमा राखे परमेस्वरले तिमोथीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमोथीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले धेरै बढोस्।
- 7 परमेस्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नु भएको छ।
- 8 यसकारण हाम्रो प्रभु येशुको बारेमा मानिसहरूलाई भन्न नलाजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोने गर। त्यसो गर्न परमेस्वरले हामीलाई शक्ति दिनु हुन्छ।
- 9 परमेस्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेस्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशुद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो।
- 10 त्यो अनुग्रह हामीलाई आज सम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रीष्ट येशु आउनु भए पछि त्यो देखाइयो। येशुले मृत्युलाई नष्ट गर्नु भयो र जीवनको मार्ग देखाउनु भयो। हो सुसमाचारद्वारा येशुले हामीलाई अमनन्तजीवनको त्यो मार्ग देखाउनु भयो।
- 11 त्यही सुसमाचार प्रचार गर्नका निम्ति एक शिक्षक अनि प्रेरितको रूपमा मलाई नियुक्त गरिएको हो
- 12 त्यही सुसमाचार प्रचार गर्नका निम्ति अहिले मैले कष्ट भोग्नु परिरहेको छ। तर म लज्जित छैन। म उहाँ एक जनालाई जान्दछु जसलाई मैले विश्वास गरे। म विश्वस्त छु कि मलाई उहाँले सुम्पनु भएको कामको रक्षा गर्न त्यस दिनसम्म* उहाँ सामर्थ्य हुनु हुन्छ।
- 13 मबाट सुनेको सत्य शिक्षाहरूको अनुसरण गर। ख्रीष्ट येशुमा भएको हाम्रो प्रेम र विश्वाससित यी शिक्षाहरूको अनुसरण गर। ती शिक्षाहरू तिमी शिक्षणका निम्ति उदाहरणहरू हुन्।
- 14 तिमोथीलाई दिइएको सत्यको रक्षा गर। हामीमा बसेको पवित्र आत्माको सहायाताले ती कुराहरूको रक्षा गर।
- 15 तिमोथीलाई थाहा छ कि एशियामा मलाई सबले छोडे। फाइगेलस र हर्मोजेनस ले पनि मलाई छोडे।
- 16 ओन्सिफरसका परिवारलाई प्रभुले कृपा गरून् भनी म प्रार्थना गर्छु। ओन्सिफरसले मलाई मेरो कष्टमा धेरै पल्ट सघाय। मलाई बन्दी देखेर उनी लजाएनन्।
- 17 अहं, जब उनी रोममा आए मलाई नभेट्नेजेल उनले मलाई निरन्तर खोजिरहे।
- 18 म प्रार्थना गर्छु त्यस दिन* प्रभुले ओन्सिफरसलाई कृपा गरून्। तिमोथीलाई जान्दछौ कि एफिससमा उनले मलाई धेरै प्रकारले सहायता गरे।

2

ख्रीष्ट येशुको स्वामी भक्त रक्षक

- 1 तिमोथी! तिमोथी मेरो छोरो जस्तो हो। ख्रीष्ट येशुमा भएको हाम्रो अनुग्रहमा दृढ बन।
- 2 मैले सिकाएको कुरा तिमोथीले सुनेका छौ। अरू धेरैले पनि ती कुरा सुनेकाछन्। तिमोथीलाई पत्थर लागेका मानिसहरूलाई ती कुराहरू सम्प्रीदेऊ जसद्वारा तिनीहरूले पनि अरूलाई सिकाउन योग्य हुनेछ।
- 3 हाम्रो दुःखको भागीदार बन। ख्रीष्ट येशुको साँचो सिपाहीले जस्तो दुःखलाई स्वीकार गर।
- 4 सिपाहीले आफ्ना नायकलाई सन्तुष्ट तुल्याउन छोर्छ। त्यसकारणले ऊ सामान्य जीवन कार्यमा फँसेदैन।
- 5 यदि कुनै खेलाडीले दौडमा भाग लिने इच्छा गर्छ भने इनाम जित्रकोलागि उसले खेलको नियम पालन गर्नु पर्छ।
- 6 किसान जसले कठिन परिश्रम गर्छ ऊ नै आफूले उमारेको अन्नको पहिलो अधिकारी हुनुपर्छ।
- 7 मैले भनेका कुराहरूमा विचार गर, प्रभुले तिमोथीलाई यी सब बृद्धने सामर्थ्य दिनुहोस् छ।
- 8 येशु ख्रीष्टको सम्झना गर। उहाँ दाऊदका सन्तान हुनुहुन्छ। येशुलाई मृत्यु पछि बैराइएको थियो। यही सुसमाचार म मानिसहरूलाई भन्छु।
- 9 अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर परमेस्वरको शिक्षा साङ्गलाद्वारा बाँधिदैन।
- 10 यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेस्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशुमा हुने ती मानिसहरूले मुक्ति पाउनु भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अमनन्त हुन्छ।
- 11 यो एक साँचो शिक्षा हो:

यदि हामी उहाँसितै मरौं भने, तब हामी पनि उहाँसितै जिउँदौं।

- 12 यदि हामीले दुःख र कष्ट सह्यौ भने हामी उहाँसितै शासन गर्नेछौं।

* 1:12: त्यस दिन अथवा त्यो दिन जुन दिन ख्रीष्ट यस संसारमा उहाँलाई विश्वास गर्नेहरूलाई लिन आउनु हुनेछ र सबै साथ राख्न लाग्नुहुनेछ।
† 1:18: त्यस दिन अथवा त्यो दिन जुन दिन ख्रीष्ट सबै मानिसहरूलाई न्याय गर्न आउनु हुनेछ अनि आफ्नो मानिसहरूलाई उहाँसँगै बस्न लैजाउनु हुनेछ।

यदि हामीले उहाँलाई स्वीकार्न अस्वीकार गर्थौं भने, उहाँले पनि हामीलाई स्वीकार गर्न अस्वीकार गर्नु हुनेछ।

13 यदि हामी विश्वासी नभए पनि, उहाँ अझ विश्वासी हुनुहुन्छ,
किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन।

परिचित कर्मी

14 मानिसहरूलाई यी कुराहरू भनी बस। अनि परमेश्वर समक्ष तिमीहरूलाई चेतावनी देऊ जसद्वारा तिनीहरूले वचनलाई लिएर कुनै बहस नगर्नु। वचनहरू बारे तर्क गर्नाले केही लाभ हुने छैन। वास्तवमा त्यसले सुन्नेहरूलाई पनि नष्ट गर्छ।

15 परमेश्वरको समक्ष यस्तो प्रकारले स्वयं उपस्थित हुने भरसक कोशिश गर कि उहाँले तिमीलाई अनुमोदन गर्नु हुनेछ। आफ्नो काममा लज्जित नबन। सत्य शिक्षालाई उचित रूपले उपयोग गर्ने कर्मी बन।

16 जो परमेश्वरबाट आएको होइन त्यस्ता व्यर्थका कुरा गर्नेहरूबाट अलग बस। त्यस्तो कुराले मानिसलाई परमेश्वरको झन- झन विरोधी बन्न अग्रसर गराउँछ।

17 तिनीहरूका झटो शिक्षा शरीरमा रोग जस्तै फैलिनेछन्। हाइमेनियस र फिलेतस त्यस्तै मानिसहरू हुन्।

18 तिनीहरूले साँचो शिक्षा त्याग गरे। तिनीहरू सिकाउँछन् कि मृत्युबाट बौराई त पहिल्यै भइसक्यो। यही रीतले ती दुईले कति मानिसहरूका विश्वास ध्वंश पार्दैछन्।

19 तर परमेश्वरको सुदृढ घडेरि सुदृढ नै रहिरहन्छ। त्यस घडेरिमा यी शब्दहरू लेखिएका छन्: “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।”^{१०} अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोड्नु पर्छ।”

20 एउटा ठूलो भवनमा सुन र चाँदीले बनिएका समानहरू छन्, तर त्यहाँ काठ र माटाले बनिएका वस्तुहरू पनि छन्। कोही विशेष कामकालागि हुन्छन् भने कुनै साधारण कामकालागि हुन्छन्।

21 यदि कसैले आफूलाई नराप्नो कर्महरूबाट विशुद्ध बनाउँछ भने उसलाई विशेष काममा उपयोग गरिनेछ। त्यो मानिस पवित्र बन्छ अनि ऊ घरको मालिकका निम्ति उपयोगी हुन्छ। ऊ सबै असल कामको निम्ति लायक हुन्छ।

22 जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शूद्र हदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर।

23 मूर्ख र बेसमझका तर्कहरू छोड। तिमी जान्दछौं यस्ता तर्क बढेर विवादमा परिणत हुन्छन्।

24 प्रभुको सेवकले झगडा गर्नु हुँदैन। उसले सबैप्रति दयालु हुनु पर्छ। प्रभुको सेवक असल शिक्षक हुनुपर्छ। ऊ सहनशील हुनुपर्छ।

25 आफूसित सहमत नहुने मानिसहरूलाई उसले नम्रतापूर्वक सिकाउनु पर्छ। परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरिदिन सक्नुहुन्छ अनि तिनीहरूले सत्यलाई स्वीकार गर्न सक्छन्।

26 त्यस्ता मानिसहरू शैतानको जालमा परेका हुन्छन् अनि शैतानले चाहे जस्तै काम गर्छन्। तर तिनीहरू जान्न अनि शैतानको जालबाट उम्कन सक्छन्।

3

अन्तिम दिनहरू

1 यो याद गर। अन्तिम दिनहरूमा आपदको समय हुनेछ।

2 ती दिनहरूमा मानिसले आफूलाई र पैसालाई मात्र माया गर्नेछन्। ती अहंकारी, घमण्डी र अर्कोलाई गाली गर्ने हुन्छन्। मानिसहरूले आफ्ना माता पिताका आज्ञा पालन गर्ने छैनन् अनि कृतज्ञ बन्ने छैनन्। ती परमेश्वरले मन पराउनु हुने मानिसहरू हुनेछैनन्।

3 मानिसहरूले अर्कोलाई प्रेम गर्ने छैनन्। तिनीहरूले अरूलाई क्षमा गर्न अस्वीकार गर्नेछन्। तिनीहरूले नराप्नो कुराहरू बोल्नेछन्। तिनीहरूमा आत्मसंयम हुने छैन। तिनीहरू दुराचारी र नीच हुनेछन् अनि असल कुरालाई हेला गर्ने हुनेछन्।

4 अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारे नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुरुभोगलाई अधिक प्रेम गर्ने हुन्छन्।

5 तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको “सेवा” गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाढा बस।

6 त्यस्ता कति मानिसहरू घर जान्छन् र पापले पूर्ण भएका स्त्रीहरूलाई आफ्ना अधीनमा राख्छन्। तिनीहरूले गर्न चाहने धेरै नराप्नो कुराहरूद्वारा तिनीहरूलाई पाप तिर तानिन्छन्।

7 ती स्त्रीहरू सदैव नयाँ शिक्षाहरू सिक्न चाहन्छन् तर तिनीहरू सत्यलाई पूर्णरूपले बुझ्न कहिल्यै पनि योग्य हुँदैनन्।

8 जेन्स र जेम्सलाई नै सम्झ। तिनीहरू मोशको विरुद्ध थिए। यी मानिसहरू पनि त्यस्तै हुन्। तिनीहरू सत्यका विरोधी हुन्। तिनीहरूको विचार बहकिएको छ। तिनीहरू सत्यको अनुसरण गर्न चुकेका छन्।

9 तर तिनीहरू आफ्ना काममा सफल हुन सक्ने छैनन्। सबले जान्छन् कि तिनीहरू मूर्ख छन्। जेन्स र जेम्सको मामलामा जस्तै प्रत्येकले जान्छन् कि तिनीहरू मूर्ख हुन्।

अन्तिम सल्लाह

10 मेरो बारेमा तिमी सबै जान्दछौं। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौं। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्दछौं। तिमी जान्दछौं कि कोशिश गर्न म कहिल्यै छोड्दिँँ।

11 तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौं। एन्टिओक, आइकोनियम र लिन्नामा ममाथि घटेका घटनाहरू तिमी सबै जान्दछौं। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो।

12 ख्रीष्ट येशूमा जसले परमेश्वरले चाहेको अनुसार बाँच्न चाहन्छ उसले कष्टहरू भोग्ने पर्छ।

13 मानिसहरू जो दुष्ट अनि अरूलाई धोका दिनेहरू छन् ती नराप्नोदेखि अझ नराप्नो हुँदै जान्छन्। तिनीहरू अरूलाई मूर्ख तुल्याउँछन् तर तिनीहरू स्वयंलाई मूर्ख बनाइरहेका हुन्छन्।

14 तिमीले सिकेका शिक्षालाई तिमीले अनुसरण गर्नुपर्छ किनभने ती सत्य हुन् भनी तिमीलाई भरोसा छ। यो कुरा तिमी जान्दछौं किनकि तिनीहरू जसले तिमीलाई ती सिकाए तिनीहरू भरोसा योग्य छन्।

^{१०} 2:19: गन्ती 16:5 बाट उद्धृत गरिएको।

15 तिम्मो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ।

16 सबै धर्मशास्त्रहरू परमेश्वरले दिनु भएको हो। ती धर्मशास्त्रहरू शिक्षा दिनु अनि मानिसको जीवनमा भएका गलत कुराहरू देखाइदिने काममा उपयोगी छन्। धर्मशास्त्रहरू गल्ती सुधारन अनि उचित जीवन कसरी जिउनु त्यो सिकाउनुमा उपयोगी छन्।

17 परमेश्वरको प्रत्येक सेवक धर्मशास्त्रको प्रयोग गरेर तयार हुनेछ अनि हर किसिमको उत्तम कार्य गर्न उसलाई आवश्यक हरेक कुरा प्राप्त हुनेछ।।

4

1 परमेश्वर अनि येशू ख्रीष्टको माउंमा म तिमीलाई आदेश दिदैंछु। जीवित अनि मृतहरूको न्याय गर्नु हुने एक मात्र ख्रीष्ट येशू हुनुहुन्छ। उहाँको राज्य छ अनि उहाँ प्रकट हुनुहुँदछ। त्यसैले म तिमीलाई यो आदेश दिन्छु:

2 मानिसहरूलाई सुसमाचार भन, हर स्थितिमा यो भन। मानिसहरूलाई तिनीहरूले गर्नु पर्ने काम बताऊ। तिनीहरूको गल्ती हुँदा तिनीहरूलाई भन। तिनीहरूलाई उत्साह देऊ। यी सब कुराहरू ठूलो धैर्य र सावधान शिक्षाद्वारा गर।

3 समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्।

4 मानिसहरूले सत्य सुन्न छाड्नेछन्। तिनीहरू झटा कथाहरूकै पछि लाग्नेछन्।

5 तर तिमीले सदैव आफूलाई संयम गर्नुपर्छ। यदि दुःख आइपरे त्यसलाई स्वीकार गर। सुसमाचार प्रचार गर्ने काम नछोड। परमेश्वरको सेवकले गर्नु पर्ने जे पनि छ सबै गर।

6 मेरो जीवनलाई परमेश्वर समक्ष वेदीमा वलिदान दिदैंदछ। मैले यो जीवनलाई छाड्ने समय आएको छ।

7 मैले लडाईं लडेको छु र दौड सिद्धाएको छु। मैले विश्वास बचाइ राखेकोछु।

8 अब एउटा मुकुटले मलाई पछिबसेको छ। म परमेश्वरसँग ठिक रहेकोले गर्दा मैले त्यो धार्मिकताको मुकुट पाउने छु। हो, उहाँले मलाई त्यो मुकुट त्यस दिन दिनुहुनेछ। उहाँले त्यो मुकुट ती समस्त मानिसहरूलाई दिनुहुनेछ जसले, उहाँको आगमन चाहेकाछन् अनि जसले उहाँको प्रतीक्षा गरेकाछन्।

व्यक्तिगत वचनहरू

9 जति चाँडो सम्भव हुन्छ, मकहाँ आउने कोशिश गर।

10 डेमसले संसारलाई खूबै प्रेम गर्थ्यो अनि ऊ मलाई छाड्दछ, ऊ थिस्सलोनिका गयो। क्रेसेन्स गलतिया गयो अनि तीस डालमियामा गए।

11 अहिले लूका मात्र मसित छ। मकूसलाई भेट र तिमी आउँदा उसलाई तिमीसित लिए आऊ। उसले मलाई यहाँ मेरो काममा सघाउन सक्छ।

12 टाइकिकसलाई मैले एफिसस पठाएँ।

13 म न्रोआसमा हुँदा त्यहाँ कार्पसकहाँ मैले कोट छोडेँ। तिमी आउँदा त्यो पनि ल्याइदिनु। ती अत्यन्त आवश्यकिय हुनु।

14 धातुकार अलेकज्याण्डरले मलाई अत्यन्त क्षति गरेको छ। प्रभुले उसलाई योग्य दण्ड दिनुहुनेछ।

15 तिमी पनि सतर्क बस ताकि उसले तिमीलाई क्षति पुर्याउन नसकोस। हाम्रो शिक्षाको उसले तीब्र विरोध गरेकोछ।

16 पहिलो सुनवाइमा मलाई आफ्नो बचाउ गर्नु भनियो, मलाई समर्थन दिने त्यहाँ कोही थिएन। प्रत्येकले मलाई छाडे। म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई क्षमा गर्नेछन्।

17 तर प्रभु मेरो साथ हुनुहुन्थ्यो। उहाँले मलाई शक्तिवान तुल्याउनु भयो जसद्वारा मैले अयहदीहरूलाई सुसमाचार व्याख्या गर्न सकें। प्रभु चाहनुहुन्थ्यो कि सबै अयहदीहरूले सुसमाचार सुन्नु पर्छ। म सिंहको मुखबाट उम्किँएँ।

18 यदि कसैले मलाई क्षति गर्न खोजे प्रभुले मलाई उद्धार गर्नु हुनेछ। उहाँले मलाई बचाउनु हुनेछ अनि आफ्नो स्वर्गीय राज्यमा ल्याउनु हुनेछ। उहाँको महिमा सदा सर्वदा रहिरहोस। आमीन।

अन्तिम अभिवादन

19 प्रिस्किला र अक्वीलाको साथै ओन्सिफरसको सबै परिवालाई प्रणाम छ।

20 इरास्तस कोरिन्थमै बसे। अनि मैले न्रोफिमसलाई मिलेतसमा छोडिराखें। ऊ अलिक बिसन्चो थियो।

21 शीत ऋतु भन्दा अघि नै मकहाँ आउने सक्दो कोशिश गर्नु।

युबलसले तिमीलाई अभिवादन पठाउँदै छ। पुडेन्स, लिनस, क्लोदिया अनि यहाँ भएका समस्त दाज्यू-भाइ, दिदी-बहिनीहरूले आफ्ना अभिवादन पठाउँदैछन्।

22 परमेश्वर तिम्मो आत्मा साथ रहन। तिम्मो साथमा अनुग्रह रहोस।

तीतसलाई पावलको पत्र

- 1 परमेश्वरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ।
- 2 त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झटो बोल्नु हुँदैन।
- 3 ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सम्पन्न भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें।
- 4 तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा सौँचो छोरा हो।
पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।

क्रेटमा तितसको काम

- 5 मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरुहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडें।
- 6 धर्म-गुरु यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटा-केटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन।
- 7 धर्मगुरुको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झट्ट रिसाउने हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगडालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन।
- 8 धर्म-गुरुले मानिसहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ।
- 9 धर्म-गुरुले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरुद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ।
- 10 आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अग्रुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्म-गुरुले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ।
- 11 तिनीहरूले नसिकाउनु पर्ने कुराहरू सिकाएर त्यस्ता मानिसहरूले ठगु अनि पैसा कमाउनु मात्र तिनीहरू त्यस्तो शिक्षा दिन्छन्।
- 12 तिनीहरूका आफ्नै एकजना देशवासी जो तिनीहरूका अगमवक्ताले भने, “क्रेटका मानिसहरू सधैं झटो बोल्छन्। ती जङ्गली पशुहरू जस्तै छन् अनि तिनीहरू अल्छे छन्, तिनीहरूले कसरी खानु त्यो मात्र जानेका छन्।”
- 13 अगमवक्ताले भनेका ती कुराहरू ठीक हुन्, यसर्थ तिमीले तिनीहरूलाई देखाउनु पर्छ कि तिनी गलत छन्। तिमी तिनीहरूसित कठोर बन्नुपर्छ जसमा कि तिनीहरूले सत्य विश्वास अनुसरण गर्नेछन्।
- 14 तब तिनीहरूले यहूदी कथाहरू सुन्ने अनि ती मानिसहरूका आदेश मान्ने छैनन् जसले सत्यलाई तृच्छ सम्झन्छन्।
- 15 शुद्ध हृदय हुनेहरूलाई सबै कुरा शुद्ध हुन्छ। तर तिनीहरूका निम्ति केही पनि सुद्ध हुँदैन। सौँचै, तिनीहरूको विचार खराब भइसकेको छ अनि उचित के हो त्यो चिन्ने तिनीहरूको शक्ति नष्ट भइसकेको छ।
- 16 तिनीहरू परमेश्वरलाई जान्दछौं भनेर दावी गर्छन्, तर तिनीहरूको कर्मद्वारा यो स्पष्ट हुन्छ कि तिनीहरू उहाँलाई मान्दैनन्। तिनीहरू भयंकर मानिसहरू हुन्, तिनीहरू अनाज्ञाकारी छन् अनि तिनीहरू कुनै किसिमको राम्रो कामको निम्ति लायकका छैनन्।

2

सौँचो शिक्षाको अनुसरण गर्नु

- 1 तर, तिमीले मानिसहरूलाई सौँचो शिक्षाको अनुसरण गर्न तिनीहरूले के-के गर्नु पर्छ त्यो बताउनु पर्छ।
- 2 पाका मानिसहरूलाई आत्मा संयमी, गम्भीर र ज्ञानी बन्ने कुरा सिकाऊ। तिनीहरू विश्वासमा, प्रेममा र धैर्यमा दृढ बन्नुपर्छ।
- 3 बुद्धि श्रद्धाहरूलाई पनि आफ्ना जीवन मार्गमा पवित्र रहन सिकाऊ। तिनीहरूले अर्काको विरुद्ध कुरा गर्नु हुँदैन अनि ज्यादा दाखरस पिउने बानी गर्नु हुँदैन। ती श्रीहरूको लागि के राम्रो हुन्छ त्यो सिकाऊ।
- 4 त्यही प्रकारले तिनीहरूले जवान श्रीहरूलाई आफ्ना पति र बालकहरूलाई माया गर्न सिकाउनु पर्छ।
- 5 तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञाकारी हुनु भनी सिकाउने पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।
- 6 त्यसरी नै नवयुवाहरूलाई ज्ञानी बन्ने उत्साह दिनु।
- 7 ती नवयुवाहरूका निम्ति हरेक कुरामा असल-असल काम गर्दै तिमी एक उदाहरण बन्नु पर्छ। जब तिमी तिनीहरूलाई सिकाउँछौं इमान्दार अनि गम्भीर बन।
- 8 जब तिमी सत्य बोल्छौ, यस्तो प्रकारले बोल्, जसमा कि कसैले तिम्रो आलोचना गर्ने छैन अनि तब तिम्रो विरोधमा हुने कुनै मानिस आफैँ लाजित भएको अनुभव गर्ने छ। किन कि हाम्रो विरोधमा बोल्ने उसित केही हुनेछैन।
- 9 अनि यी कुराहरू दासहरूलाई पनि भन। तिनीहरूले सधैं आफ्ना मालिकहरूलाई खुशी राख्ने कोशिश गरून्, तिनीहरूले आफ्ना मालिकहरूसित तर्क गर्नु हुँदैन,
- 10 तिनीहरूले मालिकको कुनै कुरा चोरी गर्नु हुँदैन अनि आफ्ना मालिकले तिनीहरूमाथि पूर्ण विश्वास गर्न सक्छन् भनेर देखाउनु पर्छ। यदि दासहरूले यस्तो गरे तिनीहरूका प्रत्येक कामले हाम्रो मुक्तिदाता परमेश्वरको शिक्षा राम्रो रहेछ भन्ने प्रमाण गर्नेछ।
- 11 हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।

12 त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबोक्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलाई पृथ्वीमा जानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छौं भन्ने देखाउँछ।

13 हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई पछिदा हामीले हाम्रो जीवन यसरी नै बोक्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ।

14 उहाँले स्वयंलाई जन्मे दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समर्पण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।

15 यी कुराहरू मानिसहरूलाई भन। तिमी पूर्ण अधिकार छ। यसकारण मानिसहरूलाई सुदृढ तुल्याउन अनि तिनीहरूले के गर्नु पर्छ भनी तिनीहरूलाई भन्न त्यो अधिकार प्रयोग गर। अनि सावधान बन कि कसैले पनि तिमीलाई महत्वहीन सम्झेर त्यस्तै व्यवहार नगरुन।

3

जिउने असल तरिका

1 मानिसहरूलाई यी कुरा गर्न नभुल्नु, भनी भन, शासक र सरकारी अगुवाहरूको अधिकारमा रहनु, ती अधिकारीहरूको आज्ञा पालन गर्नु अनि सबै किसिमको राम्रो कामका निम्ति तयार बस्नु,

2 कसैको विरुद्ध नराम्रो कुरा नगर्नु, अरुहरूसित शान्तिले बस्नु, अन्य मानिसहरू प्रति सहनशील अनि अति भद्र बन्नु। विवासीहरूलाई सबै मानिसहरूसित यसो गर्नु भनी भन।

3 अधि-अधि हामी मूर्ख थियौं। हामीले आज्ञा पालन गरेनौं, हामी गलत थियौं अनि आफ्नो शरीरको वश थियौं, जसले नराम्रा कुरा गर्न चाहन्थे। हामीले दुष्टता अनि इश्याको जीवन बोँच्यौं। मानिसहरूले घृणा गरेको जीवन बोँच्दै थियौं अनि हामीले तिनीहरूलाई घृणा गर्यौं।

4 तर तब हाम्रा मुक्तिदाता परमेश्वरले मानिसहरूको लागि उहाँको दया अनि प्रेम हामीलाई जनाउनु भयो।

5 उहाँले हामीलाई आफ्नो दयाद्वारा नै बचाउनु भयो-परमेश्वर प्रति सही हुन्छौं भनी हामीले गरेका असल कामको कारणले होइन। उहाँले हामीलाई धोएर बचाउनु भयो जसले हामीलाई नयाँ मानिस तुल्यायो। उहाँले हामीलाई पवित्र आत्माद्वारा नयाँ तुल्याएर हामीलाई बचाउनु भयो।

6 परमेश्वरले त्यो पवित्र आत्मा हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि पूर्णरूपले खन्याउनु भयो।

7 उहाँको अनुग्रहले हामी धर्मी ठहरियौं। अनि परमेश्वरले हामीलाई अनन्त जीवन प्राप्त गर्न आत्मा दिनुभयो। हामी त्यसैको आशामा थियौं।

8 त्यो शिक्षा सौँचो हो।

अनि म चाहन्छु कि मानिसहरूले यी कुराहरू बुझ्नु पर्छ भनी निश्चित गर। तब परमेश्वरका मानिसहरूले तिनीहरूको जीवनमा असल कार्य गर्न तिनीहरू स्वयंलाई अर्पण गर्नेछन् यी कुरा असल छन् अनि यी कुराहरूले मानिसहरूलाई असल बन्नुमा सहयोग दिनेछ।

9 मूर्खतापूर्ण बहस गर्ने, वंशावली कथाहरू भन्ने, व्यवस्थाले सिकाउने कुराहरू बारे तर्क गर्नेहरूबाट अलग बस। यस्ता निरर्थक कुराहरूले कसैलाई लाभ गर्दैन।

10 यदि कसैले तर्क गर्ने चाहे, उसलाई चेटावनी देऊ। यदि अझै पनि तर्क गरिरहे उसलाई फेरि छाडिदेऊ।

11 यस श्रेणीको मानिस नराम्रो अनि पापी हुनु भनी तिमीले जान्नु पर्छ। उसको पापले ऊ गलत छ भन्ने प्रमाण दिन्छ।

याद गर्नुपर्ने कुराहरू

12 अर्तिमास र टाइकिक्सलाई म तिमी भएकहाँ पठाउँदछु। तिनीहरूलाई पठाए पछि निकोपोलिसमा मलाई भेट्ने तिमी सक्दो कोशिश गर। यो हिउँद मैले त्यहाँ बिताउने निश्चय गरेकोछु।

13 वकील जीनस र अपोल्लसले आफ्ना यात्रा यहाँदेखि जारिराखे छन्। तिनीहरूको यात्राका निम्ति तिमीले जतिसक्छौ तिनीहरूलाई सघाऊ। तिनीहरूलाई चाहिने सबै थोकको व्यवस्था होस।

14 असल काम गरेर अनि आवश्यक परेकाहरूलाई सहायता गरेर आफ्नो जीवन जिउने तरिका हाम्रा मानिसहरूले सिक्नु पर्छ। जब तिनीहरू त्यसो गर्छन् तब तिनीहरूको जीवन फलहीन हुनेछैन।

15 ती सबै जो मसित छन् तिमीलाई प्रणाम जनाएका छन्। त्यहाँका ती मानिसहरू सबैलाई जो विश्वासमा प्रेम गर्छन्, हाम्रो अभिवादन छ।

तिमीहरू सबै प्रति परमेश्वरबाट अनुग्रह रहोस।

फिलेमोनलाई पावलको पत्र

- 1 ख्रीष्ट येशुको एक कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय बन्धु तथा सहकर्मी फिलेमोनलाई अभिवादन।
 - 2 साथै हाम्री बहिनी अप्फियालाई, सहकर्मी अर्खिप्पसलाई र तिप्रो घरमा भेला हुने मण्डलीलाई, पनि!
 - 3 हाम्रा परमेश्वर पिता अनि प्रभु येशू ख्रीष्टबाट अनुग्रह अनि शान्ति तिमीहरू साथ रहोस्।
- फिलेमोनको प्रेम र विश्वास
- 4 आफ्नो प्रार्थनामा म तिमीलाई सम्झन्छु र तिप्रो निम्ति म सधैं मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु।
 - 5 परमेश्वरका पवित्र मानिसहरू प्रति तिप्रो प्रेम र प्रभु येशुमा तिप्रो विश्वासको कुरा म सुन्दछु।
 - 6 म प्रार्थना गर्छु कि तिमीले हामीसित सहयोग गरेको विश्वासले ख्रीष्टमा भएको हाम्रा हरेक असल कुरो गहनपूर्वक बुझ्नमा तिमीलाई सहायता दिनेछ।
 - 7 मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्थौं अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौं। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ।
- ओनेसिमसलाई एक भाइको रूपमा स्वीकार गर
- 8 तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु।
 - 9 तर मैले तिमीलाई आदेश दिएको होइन, केवल प्रेमको शक्तिमा म तिमीलाई निवेदन गर्दछु। म पावल हुँ अनि अहिले म वृद्ध मानिस हुँ अनि ख्रीष्ट येशुको लागि बन्दी छु।
 - 10 म मेरो छोरो ओनेसिमसको बारेमा निवेदन गरिरहेछु। म कारागारमा छँदा ऊ मेरो छोरो बनियो।
 - 11 बितेका दिनहरूमा ऊ तिप्रोलागि बेकम् थियो। तर वर्तमान समयमा तिमी र म दुवैको लागि ऊ उपयोगी मानिस भएको छ।
 - 12 म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदछु।
 - 13 म कारागारमा रहेको बेला मलाई सहायता गर्नका निम्ति म आफैँ उसलाई यहाँ सुसमाचारको निम्ति राख्न चाहन्थेँ। मलाई सहायता गरेर उसले तिप्रो सेवा गर्ने थियो।
 - 14 तर तिप्रो अनुमति नलिई म केही गर्न चाहँदैन। त्यसो हुँदा तिमीले मेरो निम्ति गर्ने असल कार्य तिमीले स्वयं गर्न चाहेको हुनेछौं अनि मैले कर लाएको हुने छैन।
 - 15 ओनेसिमस तिमीबाट केही समयकोलागि छुट्टिएको थियो। यसो भएको हुन सक्छ कि त्यसलाई तिमीले सदाका निम्ति फिर्ता पाउनेछौं।
 - 16 अझ एक दासको रूपमा होइन, तर दासभन्दा अधिक अनि एक प्रिय भाइको रूपमा ग्रहण गर। म उसलाई खुबै माया गर्छु। तर तिमीले उसलाई अझ बेसी माया गर्नेछौं। तिमीले उसलाई एउटा मानिसको रूपमा अनि प्रभुमा भाइको रूपमा पनि माया गर्नेछौं।
 - 17 यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौं भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर।
 - 18 ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ।
 - 19 म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदैन।
 - 20 हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ।
 - 21 तिमीले मेरो आशा पूरा गर्नेछौ भन्ने पूर्ण विश्वासमा म यो पत्र लेख्दैछु। म जान्दछु तिमीले मैले भनेको भन्दा अधिक गर्नेछौ।
 - 22 दया गरी मलाई बस्को लागि एउटा कोठा व्यवस्था गरी देऊ। म आशा गर्छु कि परमेश्वरले तिप्रो प्रार्थना सुन्नेछन् अनि म तिमीकहाँ आउन सक्नेछु।
- अन्तिम अभिवादन
- 23 मेरो साथी इपाफ्रस पनि ख्रीष्ट येशुको निम्ति मसित बन्दी छ। उसले तिमीलाई अभिवादन पठाउँदछ।
 - 24 अनि मार्कुस, अरिस्ताख्स, डेमास र लुकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्।
 - 25 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिप्रो आत्मासित रहोस्। आमिन।

हिब्रूहरूको निम्ति पत्र

परमेश्वर आफ्ना पुत्रद्वारा बोल्नु भयो

- 1 अधि-अधि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो।
- 2 अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसंग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो।
- 3 पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अर्धीनमा राख्नुहुन्छ। उहाँले मानिसहरूलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।
- 4 परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू भन्दा महान् हुनुहुन्छ।
- 5 परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन:

“तिमी मेरा पुत्र हौ,
आज म तिम्रो पिता बनेको छु।”

भजनसंग्रह 2:7

उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन,

“म तिनका पिता बन्नेछु
र तिनी मेरा पुत्र बन्नेछन्।”

2 शमूएल 7:14

6 अनि जब परमेश्वरले आफ्नो पहिलो पुत्रलाई* यस संसारमा चिनाउनुहुन्छ, उहाँ भन्नुहुन्छ,

“परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई आराधना गरून्।”

व्यवस्था 32:43

7 स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ:

“परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतासां जस्तो बनाउनुभयो,
अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।”

भजनसंग्रह 104:4

8 तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो:

“हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ।
न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।
9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दृष्टतालाई घृणा गर्नुहुन्छ,
त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई,
तपाईंका साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”

भजनसंग्रह 45:6-7

10 परमेश्वर अझै भन्नुहुन्छ,

“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो,
अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।
11 यी सब विनाश भएर जाने छन्, तर तपाईं सदाकाल रहिरहनु हुनेछ।
अनि सबै थोकहरू वञ्च झैं पुराना बन्नेछन्।
12 तपाईंले त्यसलाई वञ्च जस्तो लपेट्नु हुनेछ।
ती फेरि वञ्च झैं बढिलेने छन्,
तर तपाईं कहिल्यै बढिलेनु हुने छैन।
तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।”

भजनसंग्रह 102:25-27

13 अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई कहिल्यै भन्नुभएन:

“तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस,
जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।”

भजनसंग्रह 110:1

14 सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।

* 1:6: पहिलो पुत्र परमेश्वरका सन्तानहरूमा प्रथम र महत्वपूर्ण बच्चा। † 1:7: बतास यसको अर्थ पनि “आत्माहरू” हुन सक्छ।

2

हाम्रो उद्धार व्यवस्थाभन्दा ठूलो हो

- 1 यसकारण सिकाइएका कुराहरू अनुसरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियोँ।
- 2 स्वर्गदूतहरू मार्फत परमेश्वरले दिनुभएको शिक्षा साँचो हो भन्ने देखाइएको थियो! अनि जहिले पनि यहूदीहरूले त्यस शिक्षाको विरोध गरे अथवा त्यसको अनुसरण गरेनन् तिनीहरूले उचित ढङ्ग पाए।
- 3 हामीलाई दिइएको उद्धार धेरै महान हो। यसर्थ यदि हामीले त्यस उद्धारको अवहेलना गर्यौँ भने हामी ढङ्गबाट कसरी उम्कन सकौँला? उद्धारको बारेमा मानिसहरूलाई पहिले भन्नुहुने प्रभु नै हुनुहुन्थ्यो। अनि उहाँलाई सुन्ने मानिसहरूले उद्धार साँचो हो भन्ने कुरो हामीलाई प्रमाणित गरे।
- 4 परमेश्वरले पनि अचम्मका, चिन्हहरू र विभिन्न किसिमका चमत्कारहरूले प्रमाणित गरिदिनुभयो। अनि पवित्र आत्माद्वारा मानिसहरूलाई उपहारहरू दिए त्यो प्रमाणित गरिदिनुभयो। उहाँले ती उपहारहरू आफ्नो अनुसार दिनुभयो।

मानिसहरूलाई बचाउन र्खीष्ट मानिस जस्तै बन्नुभयो

- 5 आउन लागेको त्यो नयाँ संसारको शासक बन्न परमेश्वरले स्वर्गदूतहरूलाई छान्नु भएन। त्यो भविष्यको संसार हो जुन हामीले चर्चा गर्न लागेका छौँ।
- 6 धर्मशास्त्रमा लेखिएको छ:

“तपाईं किन मानिसलाई सम्झनु हुन्छ?

किन तपाईंले मानिसको पुत्रको बारे सोच्नु हुन्छ?

ऊ यति महत्त्वपूर्ण छ?

7 छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो।

तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो,

8 अनि सबैकुराहरू तपाईंले उसैको अधीनमा ल्याई दिनुभयो।”

भजनसंग्रह 8:4-6

परमेश्वरले “सबैकुरा उसैको अधीनमा ल्याई दिनुभयो” भन्ने भनाइले भन्दा उहाँको अधीनदेखि बाहिर केही रहेन भन्ने बुझिन्छ। तर हामी उहाँले सबैमाथि शासन गरेको देख्दैनौँ।

9 केही समयको निम्ति येश्वर स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौँ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येश्वरले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो।

10 परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोर्याउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येश्वरलाई पूर्ण बनाउनुभयो।

11 उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्।

12 त्यसैले उहाँ भन्नुहुन्छ,

“हे परमेश्वर! तपाईंको बारेमा म आफ्ना भाइ-बहिनीहरूलाई घोषणा गर्नेछु।

तपाईंका सबै मानिसहरूका अधि म तपाईंको प्रशंसाको गीत गाँउनेछु।”

भजनसंग्रह 22:22

13 उहाँ यसो पनि भन्नुहुन्छ,

“म परमेश्वरमा भरोसा गर्छु।”

यशैया 8:17

अनि उहाँ भन्नुहुन्छ,

“म यहाँ छु, अनि मसित ती छोराछोरीहरू छन्, जो परमेश्वरले मलाई दिनुभएको छ।”

यशैया 8:18

14 ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येश्वर पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अड्यालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ग शक्ति छ।

15 येश्वर ती मानिसहरू जस्तै बन्नुभयो र मर्नुभयो जसले गर्दा तिनीहरूलाई मुक्त गर्न सकून्। आफ्नो मृत्युको भयले गर्दा तिनीहरूले सारा जीवन कमाराले जस्तै बिताए।

16 यो स्पष्ट छ कि, येश्वरले स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका सन्तानहरूलाई सहायता गर्नुहुन्छ।

17 यसैकारणले येश्वरले आफूलाई हरतरहले आफ्ना भाइ बहिनीहरू जस्तै बनाउनु आवश्यक थियो ता कि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् अनि यस प्रकारले मानिसहरूलाई पापहरू क्षमा दिनसकून्।

18 अनि अब येश्वरले ती मानिसहरूलाई सहायता गर्न सक्नुहुन्छ जो परीक्षित छन्। येश्वर तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो।

3

मोशाभन्दा येश्वर महान हुनुहुन्छ

1 यसैले तिमीहरू सबैले येश्वरको बारेमा सोच्नुपर्छ। परमेश्वरले येश्वरलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौँ। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हो।

2 परमेश्वरले येश्वरलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येश्वर पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो।

3 यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ।

4 हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।

5 परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्।

6 तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफूमा भएको आशाप्रति निश्चिन्त र गर्वित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।

हामीले परमेश्वरको अनुसरण गरिरहनु पर्छ

7 त्यसैकारण पवित्र-आत्मा भन्नहुन्छ,

“आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौं भने,

8 अतीतमा जस्तै तिमीहरू हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गर्थौं, त्यसै बेला मरुभूमिमा परमेश्वरको परीक्षा लियो।

9 चालिस वर्षसम्म मरुभूमिमा मेलै के-के गरे त्यो तिम्रा पिता-पुराँहाहरूले देखे।

तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।

10 त्यसैले म तिनीहरूसित रिसाएँ

र मैले भनें ‘तिनीहरूका विचार सधैं गलती छन्

तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’

11 त्यसैले म रिसाएँ र शपथ लिएँ की,

‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन् र मसित विश्रान्ति पाउने छैनन्।’ ”

भजनसंग्रह 65:7-11

12 त्यसकारण दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।

13 तर हरेक दिन एक-अर्काको उत्साह बढाऊ। “आज” नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनेस्।

14 हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ।

15 धर्मशास्त्रले भनेको छ,

“यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौं भने,

अतीतमा जस्तै हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियो।”

भजनसंग्रह 95:7-8

16 ती को थिए जसले परमेश्वरको आवाज सुने र उहाँको विरोधमा विद्रोह गरे? ती सबै मोशालाई मिश्रबाट लगिएकाहरू थिए।

17 अनि परमेश्वर तिनीहरूसँग चालीस वर्ष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनिहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरुभूमिमा मेरे।

18 अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथियो जसले उहाँको आज्ञा मानेनन्।

19 यसकारण हामी बुझ्यौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।

4

1 परमेश्वरले तिनीहरूलाई दिएको प्रतिज्ञा हामीलाई पनि हो। त्यो प्रतिज्ञा यो हो कि हामी प्रवेश गर्न र परमेश्वरको विश्राम लिन सक्छौं। हामी सर्तक हुनुपर्छ कि हामीले त्यो प्रतिज्ञा पाउन चुक्नु हुँदैन।

2 जस्तो तिनीहरूलाई भनियो त्यस्तै प्रकारले बाँच्ने उपाय हामीलाई पनि बताइएको छ। तर तिनीहरूले उपदेश त सुने तर विश्वाससित ग्रहण गरेनन्।

3 हामी विश्वासीहरू परमेश्वरको विश्राममा प्रवेश पाउँछौं। जस्तो परमेश्वरले नै भन्नुभयो:

“म रिसाएँ र प्रतिज्ञा लिएँ की,

‘तिनीहरूले कहिल्यै प्रवेश गर्ने छैनन् र मेरो विश्राम पाउने छैनन्।’ ”

भजनसंग्रह 95:11

परमेश्वरले यसो भन्नुभयो। तर परमेश्वरले यस संसारको सृष्टि गर्नुभएपछि उहाँले आफ्नो काम समाप्त गर्नुभयो।

4 धर्मशास्त्रमा कही परमेश्वरले सातौं दिनको कुरा गर्नुभएको छ “अनि सातौं दिनमा परमेश्वरले आफ्नो सबै कामहरूबाट विश्राम लिनुभयो।”^{*}

5 उपरोक्त खण्डमा यो पनि भनिएको छ, “ती मानिसहरू मेरो विश्राममा पस्न पाउने छैनन्।”

6 यो अझै सत्य छ कि कतिपय मानिसहरूले प्रवेश गर्नेछन् र परमेश्वरको विश्राम पाउने छन्। तर ती मानिसहरू जसले पहिले मुक्तिको उपाय सुने त्यहाँ पस्न योग्यको थिएनन् किनकि तिनीहरूले आज्ञा मानेनन्।

7 यसकारण परमेश्वरले अर्कै विशेष दिनको योजना गर्नुभयो। त्यसलाई “आज” भनियो। दाऊदद्वारा परमेश्वरले त्यस दिन बारे धेरैपछि बताउनुभयो। हामीले त्यो धर्मशास्त्र अधि नै उपयोग गर्थौं।

“यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौं भने,

अतीतमा जस्तै हठधर्मी नबन।”

भजनसंग्रह 95:7-8

8 हामी जन्दछौं यहोशले पनि मानिसहरूलाई विश्रामतिर डोर्याएनन्। हामी यो बुझ्यौं किनकि परमेश्वरले पछिबाट अर्को विश्रामको दिन बताउनुभयो।

9 यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौं दिनको विश्राम अझै आउँदछ।

* 4:4: उत्पत्ति 2:2 बाट उद्धृत गरिएको।

10 आफ्नो काम सकेर परमेश्वरले विश्राम लिनुभयो। यसकारण जसले प्रवेश गर्छ र परमेश्वरको विश्राम पाउँछ उसले परमेश्वरले गरिसकनु भए जस्तै आफ्नो काम गरिसकेको हुन्छ।

11 समस्त हामी पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने सक्दो कोशिश गरौं हामीले सक्दो कोशिश गर्नुपर्छ ता कि परमेश्वरको आज्ञा नमान्नेहरूको नमूना बनेर हामी नछौं।

12 परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोनी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ।

13 संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउने पर्छ।

परमेश्वरको अघि उभिन येश्ले सहायता गर्नुहुन्छ

14 हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ। उहाँ परमेश्वरका पुत्र, येश हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं।

15 हाम्रा प्रधान पूजाहारी, येश हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येश यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन।

16 येश हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करुणा र अनुग्रह पाउँछौं जब ती चाहन्छौं।

5

1 कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउने पर्छ।

2 प्रधान पूजाहारी स्वयं सबै मानिसहरू जस्तै कमजोर हुन्छन्। त्यसैकारण बुझ्न नसक्नेहरूसित र गल्ती काम गर्नेहरूसित उनी नम्र बन्न सक्छन्।

3 प्रधान पूजाहारीले मानिसहरूका पापको लागि बली चढाउँछन् तर उनी स्वयं कमजोर मानिस भएकाले आफ्नै पापको लागि पनि बली चढाउनु पर्छ।

4 प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफुले आफैलाई कसैले छान्दैनन्। हास-नलाई जस्तो, परमेश्वरले छान्नु पर्छ।

5 उहाँ गरी ख्रीष्टले प्रधान पूजाहारी हुनलाई अनि त्यसको महिमा पाउनलाई आफैलाई छान्नु भएन। तर परमेश्वरले उहाँलाई छान्नुभयो। परमेश्वरले ख्रीष्टलाई भन्नुभयो:

“तिमी मेरा पुत्र हो।

आजदेखि म तिम्ना पिता भएँ।”

भजनसंग्रह 2:7

6 घर्मशास्त्रको अर्को भागमा उहाँले भन्नुभयो,

“मल्कीसेदेक जस्तो,

तिमी सदा-सदाको लागि पूजाहारी बन्ने छौ।”

भजनसंग्रह 110:4

7 जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यो जसले उहाँलाई मृत्युबाट बचाउनु सक्नुहुन्थ्यो र येश्ले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येश नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो।

8 येश परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो।

9 तब नै येश पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो।

10 अनि परमेश्वरले मल्कीसेदेकलाई जस्तै येशलाई प्रधान पूजाहारी बनाउनु भयो।

पतनको विपद् चेतारनी

11 हामीले यसबारे तिमीहरूलाई धेरै कुरा भन्नुछ। तर तिमीहरूले सिक्ने इच्छा गरेनौ, तिमीहरूलाई यो बुझाउन खुबै कठिन भएको छ।

12 वास्तवमा यस बेला सम्म ता तिमीहरू शिक्षा दिने बनिसकनुपर्ने थियो। अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका शिक्षाको पहिलो पाठ सिकाउनु आवश्यक भएको छ। तिमीहरूलाई त अझै दूध नै चाहिएको छ, ठोस आहार होइन।

13 दूध खाने अझै पनि नानी नै हुन्छ अनि त्यसले उचित शिक्षाबारे केही जान्दैन।

14 तर ठोस आहार त परिपक्वहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गरेकाछन्।

6

1-2 यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोड्नु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिर फर्कनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौं। त्यसबेला, हामीलाई बर्तिसमाहरू,* मानिसहरूमाथि हातहरू राख्ने विशेष कर्म, मृतकको पुनस्त्यान र अनन्त न्यायको बारेमा सिकाइएको थियो। तर अब हामीले अरु परिपक्व शिक्षा तर्फ बढ्नु पर्छ।

3 परमेश्वरले चाहनु भए हामी त्यो पनि गर्छौं।

4-6 मानिसहरूले ख्रीष्टलाई छोडिदिए पछि, तिनीहरूका जीवनको बाटो फेरि बदलन सकिएला? सत्य सिक्नेहरू बारे म भन्दैछु। तिनीहरूले परमेश्वरबाट उपहार लिएका छन् र पवित्र आत्माको भागीदार बनेका छन्। तिनीहरूले परमेश्वरले भन्नुभएको वचन सुनेका छन्, र परमेश्वरको नयाँ संसारको महाशक्ति देखेका छन्। अनि ती कुराहरू खुबै राम्रा थिए भनेर तिनीहरूले बुझेका छन्। तर त्यसपछि तिनीहरूले ख्रीष्टलाई छोडे।

* 6:1-2: बर्तिसमा यहाँ यो शब्दले ख्रीष्टियनहरू को बर्तिसमा, पानीमा “डुक्नु” अथवा यसले यहूदीको धार्मिक अनुष्ठानिक धुवाई भन्ने बुझाउँछ।

अब तिनीहरूलाई फकाए फेरि ख्रीष्टमै ल्याउन असंभव छ। किन? किनकि तिनीहरूले ख्रीष्टलाई फेरि क्रूसमा टाँगेर काँटी ठोक्दैछन्। तिनीहरूले मानिसहरूको सामू ख्रीष्टलाई लज्जित तुल्याउँदै छन्।

7 जुन खेतले धरि-धरि पानी पाउँछ र खेती गर्नेलाई अन्न उमाछ। यस्ता खेतले परमेश्वरको आशीर्वाद पाउँछ।

8 तर यदि त्यस जमीनले काँडा र सिउँडीहरू उमाछ भने त्यो बेकार छ। त्यस जमीनले परमेश्वरबाट श्राप पाउने डर छ र त्यसलाई आगोले डडाउने छ।

9 प्रिय मित्रहरू, यद्यपि हामी तिमीहरूलाई यी कुराहरू भन्छौं। तथापि हामी दुक्क छौं कि तिमीहरूको अवस्था त्यो भन्दा धेरै राम्रो छ र त्यसले तिमी मुक्तिको जमानत दिन्छ।

10 परमेश्वर न्यायसंगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अट्ट सहायतालाई परमेश्वरले सन्झनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ।

11 तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि यस्तै प्रयत्न गर्दै जाऊ भन्ने हामी चाहन्छौं। तब तिमीहरूको आशा पूर्ण हुने छ।

12 अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौं जसले परमेश्वरका वचनवद् कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।

13 परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ।

14 परमेश्वरले भन्नुभयो, “म तिमीलाई निश्चितरूपले आशीर्वाद दिँदछु। म तिमीलाई धेरै सन्तान दिनेछु।”*

15 यो कुरो हुनलाई अब्राहामले धैर्यसाथ पर्छ। अनि पछि; अब्राहामले परमेश्वरको वचन पाए।

16 शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन। तिनीहरू के भन्छन, त्यो शपथले साँचो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेध गर्दछ।

17 जसले त्यो पाउनुपर्छ उसलाई आफ्नो वचन सत्य छ भन्ने कुरो परमेश्वर प्रमाणित गर्न चाहनु हुन्थ्यो। उहाँको निर्णय कहिल्यै बदलीने छैन भन्ने कुरो तिनीहरूले स्पष्ट रूपले बुझ्न भन्ने परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरले शपथ लिएर जे भन्नुभयो त्यसलाई उहाँले प्रमाणित गर्नुभयो। परमेश्वरले जब केही भन्नुहुन्छ उहाँले ढाँटन सक्नु हुन्न, अनि जब उहाँले कुनै शपथ लिनुहुन्छ उहाँले पुरा गर्नु हुन्छ।

18 यी दुइ कुराहरू बदिलन सक्दैनन।

अनि तिनीहरूले हामीलाई हाम्रो अधि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौं।

19 हाम्रो आशा एउटा लड्यार जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मन्दिरको पवित्र स्थानको पर्दाको पछि समेत पर्दछ।

20 येशू अधिबाटै त्यस ठाउँमा पसिसक्नुभएको छ र हाम्रोलागि बाटो खोल्दिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।

7

पूजाहारी मल्कीसेदेक

1 मल्कीसेदेक शालेमका राजा थिए र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। जब अब्राहाम लडाईँ जितेर आउन लागेका थिए, मल्कीसेदेकले उनलाई भेटे र आशीर्वाद दिए।

2 अनि अब्राहामले मल्कीसेदेकलाई आफूसित जति थियो त्यसको दशांश भाग दिए।

मल्कीसेदेक, शालेमका राजाको नाउँको दुइवटा अर्थ छ। पहिलो अर्थ हुन्छ, “धार्मिकताको राजा” र अर्को अर्थ हुन्छ “शाश्वतिको राजा।”

3 मल्कीसेदेकका माता-पिता को थिए र कहाँबाट आएका थिए त्यो कसैले जान्दैन। अनि उनी कहिले जन्मे र कहिले मरे त्यो पनि अज्ञात नै छ। उनी परमेश्वरको पुत्र जस्तै हुन र उनी सदाकाल पूजाहारी भइरहन्छन।

4 यसबाट, तिमीहरू बुझ्नसक्छौं कि मल्कीसेदेक एक जना खुबै महान पुरुष थिए। पितृ-प्रमुख अब्राहामले मल्कीसेदेकलाई आफूले युद्धमा जितेको जम्मैको दशांश भाग दिए।

5 अब नियमले भन्छ, लेवीको सन्तानबाट जो पनि पूजाहारीहरू बनिन्छन, मानिसहरूबाट उसले दशांश पाउनु पर्छ। पूजाहारीहरू र तिनका मानिसहरू दुवै अब्राहामकै परिवारबाट हुन। तथापि पूजाहारीहरूले आफ्नै मानिसहरूबाट दशांश उठाउँछन।

6 मल्कीसेदेक लेवीका सन्तानबाट आएका थिएनन। तथापि उनले अब्राहामबाट दशांश पाए। अनि उनले अब्राहामलाई आशीर्वाद दिए जसलाई परमेश्वरले वचन दिएका थिए।

7 अनि सबै मानिसहरूले जान्दछन कि जो ठूला मानिसहरू छन् साना मानिसहरूलाई आशीर्वाद दिन्छन।

8 ती पूजाहारीहरू दशांश पाउँछन तर ती सबै बाँचे मानिसहरू मात्र हुन। तर मल्कीसेदेक जसले अब्राहामबाट दशांश पाए, सदाकाल बाँचिरहन्छन, जस्तो धर्मशास्त्रले भन्छ।

9 लेवीले मानिसहरूबाट दशांश पाउछन। तर यसो पनि भन्न सकिन्छ कि जब अब्राहामले मल्कीसेदेकलाई दशांश दिए लेवीले पनि दिए।

10 लेवी त्यस बेला जन्मेका थिएनन। उनी त आफ्ना पुर्वा अब्राहामकै शरीरमा थिए जब मल्कीसेदेकलाई अब्राहामले भेटे।

11 यदि लेवी पूजाहारी-पद्धतिबाट आत्मिक पूर्णता पाउन सके अनि यदि यसै पूजाहारी-पद्धतिको आधारमा यी मानिसहरूलाई नियम दिइएको भए, हारुनको पूजाहारी दर्जाबाट नआई मल्कीसेदेकको पूजाहारी दर्जामा अर्कै पूजाहारी आउने के दरकार थियो?

12 अनि जब अर्कै किसिमको पूजाहारीपन चलाइन्छ भने विधान बदलिनु पर्छ।

13 हामी यो कुरा ख्रीष्टको बारेमा भन्दैछौं। उहाँ अर्कै उपजातिका हुनुहुन्थ्यो। त्यस उपजाति कसैले पनि वेदीमा कहिल्यै सेवा गरेका थिएनन।

14 यो स्पष्ट छ कि हाम्रा प्रभु यहुदाको वंशबाट आउनुभयो तर मोशाले त्यस वंशबाट पूजाहारीहरू हुने बारे केही कुरा गरेनन।

येशू मल्कीसेदेक जस्तै एक पूजाहारी हुनुहुन्छ

15 अर्को एक पूजाहारी आउनुहुनेछ जो मल्कीसेदेक जस्तै छन्, भन्ने तथ्य बारे यो बहता स्पष्ट हुन्छ।

16 उहाँ मानव नियम र विधानहरू अनुसार पूजाहारी हुनुभएन। उहाँ आफ्नो अनन्त जीवनको शक्तिद्वारा पूजाहारी हुनुभयो।

17 धर्मशास्त्रमा उहाँ बारे यो भनिएको छ “तिमी मल्कीसेदेक जस्तै सधैंको निम्ति पूजाहारी हो।”*

* 6:14: उत्पत्ति 22:17 बाट उद्धृत गरिएको।

* 7:17: भजनसंग्रह 110:4 बाट उद्धृत गरिएको।

- 18 अधिका नियम अब समाप्त भयो किनकि त्यो कमजोर र बेकार थियो।
 19 मोशको व्यवस्थाले कुनै कुरालाई पूर्ण बनाउन सकेन। अनि अब हामीलाई अझ असल आशा दिइएको छ जसबाट हामी परमेश्वरको नजिक आउन सक्छौं।
 20 महत्त्वपूर्ण कुरो यो छ कि परमेश्वरले जब येशुलाई प्रधान पूजाहारी बनाउनुभयो, उहाँले प्रतिज्ञा लिनुभयो। जब अरुहरू पूजाहारी बने त्यहाँ कुनै प्रतिज्ञा थिएन।
 21 तर ख्रीष्ट चाँहि परमेश्वरको प्रतिज्ञाद्वारा पूजाहारी बन्नुभयो। परमेश्वरले उहाँलाई भन्नुभयो,

“परमेश्वरले प्रतिज्ञा लिनुभयो
 उहाँले आफ्नो मन परिवर्तन गर्नुहुने छैन।
 ‘तिमी सदा-सदालाई पूजाहारी हुनेछौ।’ ”

भजनसंग्रह 110:4

- 22 यसको अर्थ हो, येशु एक उत्तम करारको साक्षी हुनुभयो।
 23 अन्य पूजाहारीहरूलाई पूजाहारी भइरहनबाट मृत्युले रोक्यो। त्यसैले धेरै पूजाहारीहरू भए।
 24 तर येशु सदा जीवित हुनुहुन्छ र आफ्नो पूजाहारीपन छोड्नु हुन।
 25 यसैले जो पनि उहाँको मार्फत परमेश्वरकाहाँ आउँछन् ख्रीष्टले तिनीहरूलाई बचाउनु हुन्छ। ख्रीष्टले यो सदाकाल गर्नसक्नु हुन्छ, किनभने जो परमेश्वरकाहाँ आउँछ त्यसको सहायताको निम्ति उहाँ सधैं बाँच्नुहुन्छ।
 26 यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शूद्र र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ।
 27 उहाँ अरु पूजाहारीहरू जस्ता हुनुहुन्न जसले प्रत्येक दिन बली चढाउनु पर्थ्यो। तिनीहरूले पहिले त आफ्नै पापहरूको लागि बली चढाउनु पर्थ्यो र त्यसपछि अरुहरूका पापको लागि। तर ख्रीष्टलाई त्यसो गर्नुपर्ने दरकार छैन। उहाँले आफैलाई सधैंको लागि एकै पल्ट बलीको रूपमा चढाउनु भयो।
 28 व्यवस्थाले त तिनीलाई प्रधान पूजाहारी छान्छन् जो अरुहरू जस्तै कमजोर मानिसहरू छन्। तर परमेश्वरको प्रतिज्ञा व्यवस्थापछि आयो। परमेश्वरले लिनु भएको शपथका शब्दहरूले परमेश्वरका पुत्रलाई प्रधान पूजाहारी हुने बनायो। अनि ती पुत्र सधैंको लागि पूर्ण हुनुभयो।

8

येशु हाम्रा प्रधान पूजाहारी

- 1 हामी के भन्दै छौं त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्यो भएको छ।
 2 उहाँ परमपवित्र स्थानमा सेवा गर्नुहुन्छ। मानिसले होइन, परमेश्वरले बनाउनुभएको सत्य मन्दिरमा सेवा गर्नुहुन्छ।
 3 हरेक प्रधान पूजाहारीको काम हुन्छ परमेश्वरलाई भेटी र बली चढाउने। यसर्थ, हाम्रा प्रधान पूजाहारीले पनि परमेश्वरलाई केही चढाउनु पर्छ।
 4 यदि हाम्रा प्रधान पूजाहारी पृथ्वीमा हुनुभएको भए, उहाँ पूजाहारी हुनुहुँदैन थियो। म यसकारण यो भन्दैछु व्यवस्थाले चाहेको भेटी चढाउन त्यहाँ पूजाहारीहरू छँदैछन्।
 5 वास्तवमा पूजाहारीहरूले गरेको सेवा त केवल स्वर्गमा भएका कुराहरूको नवकल र छायाँ मात्र हुन्। त्यसैकारण मोशाले जब पवित्र तम्बू तान्दै थिए परमेश्वरले उनलाई चेतावनी दिनुभयो, “याद गर तिमीले हरेक कुरो त्यसै अनुसार बनाउनु जुन तिमीलाई मैले पहाडमा देखाएँ।”
 6 तर येशुलाई सुम्पिएको काम अरु पूजाहारीहरूको काम भन्दा धेरै ठूलो थियो। उसै गरी, नयाँ करार जुन येशुले परमेश्वरबाट आफ्ना मानिसहरूलाई ल्याउनुभएको छ त्यो पनि पुरानो करारको भन्दा धेरै ठूलो छ। अनि नयाँ करार उत्तम प्रतिज्ञामा आधारित छ।
 7 पहिलेको करारमा कुनै गल्ती नभएको भए दोस्रो करारको खाँचो पर्ने थिएन।
 8 तर परमेश्वरले मानिसहरूमा केही भूल भेटाउनुभयो। उहाँले भन्नुभयो,

“समय आउँदैछ,
 जब म इस्राएलका मानिसहरूलाई र यहूदाका मानिसहरूलाई एउटा नयाँ करार दिनेछु।

- 9 यो करार त्यस्तो हुने छैन जस्तो मैले तिनका पुर्खाहरूलाई दिएँ।
 त्यो करार मैले दिएँ जब मैले तिनीहरूका हात पक्रें र मिश्रदेशबाट ल्याएँ।
 तर मैले दिएको करारको अनुसरण तिनले गरेनन्।
 तब मैले तिनीहरूबाट आफ्नो मुख फर्काएँ, परमेश्वर भन्नुहुन्छ।
 10 म यो नयाँ करार
 इस्राएलका मानिसहरूलाई भविष्यमा दिनेछु, परमेश्वर भन्नुहुन्छ।
 म आफ्नो करार तिनका मनमा हालिदिनेछु,
 म आफ्नो करार तिनका हृदयमा लेखिदिनेछु।
 म तिनका परमेश्वर बन्नेछु,
 र ती मेरा प्रजाहरू बन्नेछन्।
 11 अब उप्रान्त कसैले आफ्ना सह-वासीलाई अथवा आफ्ना भाइ बहिनीले प्रभुलाई चिन्न सिकाउनु पर्दैन, किन?
 किनकि सबै मानिसले चाहे ठूलाबढा होऊन् चाहे सानातिना होऊन् मलाई चिन्नेछन्।
 12 मेरो विरोधमा तिनीहरूले गल्ती कुराहरू गरे म क्षमा दिनेछु,
 अनि अब उप्रान्त म तिनका पापहरूको याद राख्ने छैन।”

यर्मिया 31:31-34

- 13 यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहर्याउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ।

✧ 8:5: प्रस्थान 25:40 बाट उद्धृत गरिएको।

9

पुरानो करार अनुसार आराधना

- 1 अधिल्लो करारमा आराधनाको तरिकाहरू छन्। अनि आराधनाको लागि मानिसले बनाएको ठाउँ थियो।
- 2 त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढाउनलाई टेबल हुन्थे।
- 3 दोस्रो पर्दा पछिल्लि, दोस्रो कोठा हुन्थ्यो जसलाई महा-पवित्रस्थान भनिन्थ्यो।
- 4 त्यस ठाउँमा सुनको सामदान र सुनको मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्त्र राखेको सुनको भाँडो, कोपिला लागेको हास्रनको लौरो र करारका शिला-पाटीहरू थिए। जसमा पुरानो करारको दश आज्ञा कुँदिएका थिए।
- 5 बाकसको मास्तिर करणको आसनमाथि परमेश्वरको महिमा दर्शाउन एक जोडी स्वर्गदूतहरू थिए। तर अहिले हामी यी कुराहरूको विस्तारपूर्वक चर्चा गर्न सक्दैनौं।
- 6 यस प्रकारले पाल मिलाइएको हुन्थ्यो। तब प्रतिदिन पूजाहारीहरू आराधनाकोलागि बाहिर पट्टिको पवित्र स्थान भित्र पस्थे।
- 7 तर भित्रपट्टिको दोस्रो कक्षमा प्रधान पूजाहारी मात्र पस् पाउँथे, त्यो पनि वर्षमा एकपल्ट, अनि त्यसबेला पनि आफूसित रगत नलिई उनी पस् सक्दैन थिए। उनले त्यो रगत परमेश्वरलाई उनको आफ्नै र अरू मानिसहरूका अन्जानमा भएका पापहरूको लागि चढाउँथे,
- 8 पवित्र आत्माले ती दुइ अलग-अलग कक्ष हामीलाई यो सिकाउन प्रयोग गर्नुहुन्थ्यो कि जातिञ्जेल त्यहाँ थियो हाम्रा निम्ति महा-पवित्र स्थान खुल्ला हुँदैन थियो।
- 9 आज यो हामीलाई एउटा उदाहरण भएको छ। यसले स्पष्ट गर्छ कि परमेश्वरलाई चढाएको बलि र भेटीले आराधना गर्ने स्वच्छ बनाउन सक्दैन थियो। यो बलिहरूले आराधना गर्नेलाई हृदयमा पूर्ण पाँदैन थियो।
- 10 ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउञ्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।

नयाँ करार अनुसार आराधना

- 11 प्रधान पूजाहारीको रूपमा ख्रीष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ जुन कुरा आज हामीसित छ। तर उहाँले अरू पूजाहारीहरूले गरे झे पालमा आराधना गर्नुहन्। उहाँको आराधना स्थान पाल भन्दा राम्रो र पक्का छ जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको होइन।
- 12 ख्रीष्ट महा-पवित्र स्थानमा सधैंको लागि एकै पल्ट पस्नुभयो उहाँ महा पवित्र स्थानमा आफ्नै रगत लिएर पस्नु भयो। बाखा र बहरहरूको रगत होइन। ख्रीष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुटकारा दिलाउनु भयो।
- 13 अशुद्ध मानिसहरूलाई बाखाको र बहरको रगत अनि कोरलीको खरानी छर्केर शुद्ध पारिन्थ्यो। तर रगत र खरानीले मानिस शारिरिक रूपले मात्र शुद्ध हुन्थ्यो।
- 14 यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो हृदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।
- 15 ख्रीष्टले परमेश्वरबाट आफ्ना मानिसहरूलाई एउटा नयाँ करार ल्याउनु हुन्छ, जसमा कि परमेश्वरले बोलाउनुभएका मानिसहरूले उहाँका वचन अनुसारका सबै कुरा पाउन सक्न्। परमेश्वरका मानिसहरूले ती कुराहरू सधैंको लागि राख्न सक्छन्। पहिलो करारमा रहेर मानिसहरूले गरेको पापको मोचनको निम्ति ख्रीष्टले आफ्नो प्राण दिनुभयो र त्यसकारण परमेश्वरका मानिसहरूले अब ती कुराहरू पाउनसक्छन्। मानिसहरूलाई ती पापहरूबाट मुक्त गर्न, ख्रीष्टले आफ्नो प्राण दिनुभयो।
- 16 जब मानिस मर्छ, उसले आफू पछि इच्छा-पत्र छोड्दछ। तर इच्छा-पत्र बनाउने मानिस मरेको प्रमाण हुनुपर्छ।
- 17 मानिस जीवित रहूञ्जेल उसको इच्छा-पत्रको कुनै अधिकार हुँदैन। इच्छा-पत्रलाई मानिसको मृत्युपछि मात्र चलाउन सकिनेछ।
- 18 पहिलो करार पनि त्यस्तै हो। नियम उपयोगमा ल्याउन अघि त्यहाँ रगत हुनुपर्ने थियो।
- 19 पहिले मोशाले सबै मानिसहरूको अघि नियमको एक-एक आज्ञा सुनाउँथे त्यसपछि बाखा र बाखाको रगत पानीसित मिसाएर नियमको पात्रो अनि रातो उनी लाउँथे र सबै मानिसहरूमाथि हिसपको हाँगाहरूले छर्किदिन्थे।
- 20 अनि मोशाले भने, “यो परमेश्वरले तिमीहरूलाई अनुसरण गर्न भनी दिनुभएको नियमको रगत हो।”¹⁰
- 21 उसरी नै मोशाले त्यो रगत पवित्र स्थानमाथि र आराधनामा प्रयोग गरिने सबै सामानहरूमाथि छर्किन्थे।
- 22 व्यवस्थाले भन्छ प्राय सबै जसो चीजहरू रगतले शुद्ध पार्छ। अनि रगत बिना पाप क्षमा हुन सक्दैन।

येशुको बलिदानले पापहरू पछालिन्छ

- 23 यी सब स्वर्गीय कुराहरूको नक्कल मात्र हुन्। यी सबै नमुनाहरूलाई पशुको बलिले शुद्ध पार्नु पर्थ्यो। तर स्वर्गका सक्ती कुराहरू यी भन्दा असल बलिहरूले स्वच्छ पार्नुपर्छ।
- 24 ख्रीष्ट परम-पवित्र स्थानमा जानु भयो जुन स्थान मानिसले बनाएको थिएन। त्यो नक्कल थिएन तर मौलिक स्थान थियो। ख्रीष्ट हाम्रो सहायताका निम्ति परमेश्वरको अघि अहिले देखापर्न स्वर्गमा जानु भयो।
- 25 प्रधान पूजाहारी परमपवित्र स्थानमा वर्षमा एकपटक पस्छन्। उनले त्यहाँ चढाउनलाई रगत लिएर जान्छन्। तर उनले आफ्नै रगत अर्पण गर्दैनन् जस्तो ख्रीष्टले गर्नुभयो। ख्रीष्ट स्वर्ग जानु भयो तर अरू पूजाहारीहरूले जस्तो घरि-घरि चढाए जस्तो आफूलाई धेरै पटक चढाउन होइन।
- 26 यदि ख्रीष्टले आफूलाई धेरै पटक चढाउनु भएको भए, सुष्टिको शर्देखिने उहाँले धेरै पल्ट कष्टभोग्नु पर्ने थियो। तर ख्रीष्ट आउनुभयो अनि एकै पल्ट मात्र आफूलाई अर्पण गर्नुभयो। अनि एउटै अर्पण सधैं भरिको लागि पर्याप्त थियो। जब यो संसार अन्त्य तिर नजिकिँदै थियो, येशु यस संसारमा आउनुभयो। आफूलाई एउटा बलि बनाएर पाप हटाउनलाई ख्रीष्ट आउनुभयो।
- 27 सबैले एकपल्ट मनैपर्छ। मरेपछि उसको न्याय हुन्छ।
- 28 यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैन तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई पखिरेहेका छन्।

10

ख्रीष्टको बलिदानले हामीलाई पूर्ण बनाउँछ

* 9:20: प्रस्थान 24:8 बाट उद्धृत गरिएको।

1 व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँचो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बली चढाउन सिकाउँछ। परमेश्वरलाई पुजन आउनेहरूले त्यही बलि चढाउन छोड्दैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन।

2 व्यवस्थाले तिनीहरूलाई पूर्णतातिर डोर्याउन सक्ने भए बलिहरू धेरै अघि नै शेष भइसकेका हुने थिए। ती मानिसहरू आफ्ना पापहरूबाट पहिल्यै शुद्ध भइसकेका थिए। अनि आफ्ना पापहरूको लागि तिनीहरूले आफूलाई अपराधी अनुभव गर्ने थिएनन्। तर व्यवस्थाले त्यो गर्न सक्दैन।

3 यी बलिहरूले त प्रत्येक वर्ष मानिसहरूलाई आफ्ना पापहरू सम्झाउने काम मात्र गर्छ।

4 किनकि बहर र बाखाहरूको रगतले पापहरू पछाल्न सक्दैन।

5 तसर्थ जब येशू पृथ्वीमा आउनुभयो उहाँले भन्नुभयो,

“तपाईं बलि र भेटीहरू चाहनुहुन्न,

तर तपाईंले मेरा निम्ति एउटा शरीर तयार गर्नुभयो।

6 बलि चढाइएका र डढाइएका पशुहरूले तपाईं प्रसन्न हुनुहुन्न।

पापहरू पन्छाउन चढाइएका बलिले तपाईं प्रसन्न हुनुहुन्न।

7 तब मैले भने, ‘परमेश्वर म यहाँ छु,

व्यवस्थाको किताबमा मेरो बारे लेखिएको छ।

तपाईंले चाहेको काम गर्न म आएको छु।’”

भजनसंग्रह 40:6-8

8 उहाँ पहिले भन्नुहुन्छ, “तपाईं भोग र अर्पण, होम-बलि र पाप-बलिहरू तपाईं चाहनु हुन्न र तिनीहरूले तपाईं प्रसन्न पनि हुनुहुन्न।” यी बलिहरू चढाइन्छ किनभने यिनीहरू व्यवस्थाले चाहन्छ।

9 त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म यहाँ छु। तपाईंले चाहनुहुने काम पूरा गर्न म आएको छु।” यसरी परमेश्वरले बलि चढाउने पहिलेको चलनलाई समाप्त गर्नुहुन्छ र आफ्नो नयाँ तरिका शुरू गर्नुहुन्छ।

10 येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो।

11 प्रत्येक दिन, पूजाहारीहरू खडा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि-घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्।

12 तर ख्रीष्टले पापको निम्ति सधैँलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बसुभयो।

13 अब उहाँ आफ्ना सारा शत्रूहरू आफ्नो नियंत्रणमा नआउज्जेल पखिरेनु भएको छ।

14 एउटै बलिले सधैँको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्व बनाउनु भयो, ज-जसलाई उहाँको बलिले पवित्र गराउँदछ।

15 पवित्र आत्माले पनि हामीलाई यसबारे साक्षी दिन्छ। पहिले उहाँ भन्नुहुन्छ,

16 “त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बताउँछेछु।

म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु।

म आफ्ना नियम तिनका मनमा राखिदिन्छु, प्रभु भन्नुहुन्छ।”

यर्मिया 31:33

17 तब उहाँ भन्नुहुन्छ:

“अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु,

र म यी कुराहरू उप्रान्त फेरि कहिल्यै सम्झने छैन।”

यर्मिया 31:34

18 अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।

परमेश्वरको नजिक आऊ

19 यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम-पवित्र स्थानमा पस हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौं।

20 अनि येशूले हाम्रो निम्ति खोल्तिदिनु भएको एउटा नयाँ र जिउंदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोर्याउँछ, जुन ख्रीष्टको शरीर हो।

21 जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ।

22 शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो हृदय लिएर आफ्ना विश्वासले ढक्क भएर परमेश्वरको नजिक आउँछौं।

23 हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।

विश्वासमा ढुढ हौ र एकअर्कालाई सघाऊ

24 हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिमम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ।

25 हामीसँग भेट हुनाबाट तकिनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेट्नु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन* अझै नजिक-नजिक आउँदै छ।

ख्रीष्टबाट मुख नफर्काऊ

26 सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौं भने त्यो पापहरू पछाल्ने कुनै बलिदान हुने छैन।

* 10:25: त्यस दिन अथवा त्यो दिन जुन ख्रीष्ट सबै मानिसहरूलाई न्याय गर्न आउनु हुनेछ अनि आफ्नो मानिसहरूलाई उहाँसँगै बस् लिएर जानुहुनेछ।

27 यदि हामी सँधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयङ्कर अनिलाई पखिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भाएकाहरूलाई नष्ट गर्नेछ।

28 यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे ऊ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थ्यो।

29 जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के सम्झन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो।

30 हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निमित्त दण्ड दिनेछु। म तिमीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।”^{१०} परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।”^{११}

31 जीवित परमेश्वरको हातमा पर्नु पापीलाई डरलाग्दो कुरो हो।

आफूसित भएको उत्साह र आनन्द नगमाऊ

32 ती दिनसम्म जब प्रथम पलट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संघर्ष गर्नु परेका थियो र धेरै दुख खप्नु परेको थियो, तर तिमीहरू दुःख नै रह्यौ।

33 कहिले-काहीँ मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीँ यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ।

34 हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दुःखहरू बाँझौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि हर्षित नै रह्यौ। तिमीहरू प्रसन्न नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।

35 यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ।

36 तिमीहरूलाई चाहेको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौ।

37 चाँडै नै,

“जो आउनु हुँदछ आउनु नै हुनेछ। उहाँले विलम्ब गर्नु हुनेछैन।

38 जो अहिले मसित धर्मी छ उसको विश्वासको कारणले जीवन पाउने छ। तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने म उसित प्रसन्न रहनेछैन।”

हबकूक 2:3-4

39 तर हामी तिमीहरू मध्येका होइनौ जो डरले फर्कन्छन् र नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौ, र बचाइएका छौ।

11

विश्वास

1 विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जानु।

2 प्राचीन कालका मानिसहरूसित परमेश्वर प्रसन्न हुनुहुन्थ्यो; किनकि तिनीहरूमा यस्तै विश्वास थियो।

3 विश्वासद्वारा हामी बुझ्दछौं कि परमेश्वरले आफ्नो आदेशद्वारा यो संसारको सृष्टि गर्नुभयो। यसले हामी बुझ्दछौं जो दृश्य छ त्यो कुनै अदृश्यद्वारा बनाइएको थियो।

4 कयिन र हाबिल दुवैले परमेश्वरलाई भेटिहरू चढाए। तर हाबिलको विश्वास थियो, त्यसैले उनले परमेश्वरलाई असल भेटिहरू चढाए। परमेश्वर हाबिलको भेटिहरूले प्रसन्न हुनुभयो। अनि उनको विश्वासको कारणले, उनी असल मानिस कहलाइए। हाबिल मरे तर उनको विश्वास अझै ज्यूँदै छ।

5 हनोकलाई यस संसारबाट माथि उठाइयो। उनी मोरन। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनु भन्दा अघि उनले साँच्चोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनोकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनोकको विश्वासकै कारणले यस्तो भएको थियो।

6 विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँच्चोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ।

7 नहले त्यसबेला सम्म जुन देखेकै थिएनन् त्यसको लागि उनलाई परमेश्वरले चेतावनी दिनुभयो, परमेश्वर प्रति नहको विश्वास र श्रद्धा थियो। यसर्थ उनले आफ्नो परिवारलाई बचाउन एउटा ठूलो जहाज बनाए। आफ्नो विश्वासले संसार गल्ती छ भन्ने उनले देखाए अनि विश्वासद्वारा परमेश्वरका धर्मी बनिने ती मानिसहरूमध्ये उनी एकजना भए।

8 परमेश्वरले अब्राहामलाई अर्कै ठाउँको यात्रा गर्न अह्वाउनु भयो जुन उहाँले उनलाई दिने वचन दिनुभएको थियो। त्यो अर्को ठाउँ कुन हो र कहाँ छ, त्यसको ज्ञान अब्राहामलाई थिएन। तर परमेश्वरको आज्ञा मानेर उनले यात्रा शुरू गरे किनकि उनको विश्वास थियो।

9 परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालामा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए।

10 अब्राहाम एउटा बलियो जग भएको नगरको प्रतीक्षामा थिए, जसलाई बनाउने र सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ।

11 अब्राहाम नानीहरू जन्माउन नसक्ने बूढा थिए र सारा पनि बाँझी थिइन। तर परमेश्वरमा विश्वासकै कारणले उनी बाबु भए। उहाँले वचन पूरा गर्नुहुन्छ भनी अब्राहामले परमेश्वरलाई पत्वार गरे।

12 उनी यति बूढा थिए कि उनी प्राय मृत नै थिए। बाँच्न आशा समेत कमै थियो। तर त्यस्ता मानिसबाट संसारमा ताराहरू जन्ति कै असंख्य र बगरमा बालुवाको कणहरू जत्तिकै अगन्तनी सन्तानहरू जन्मे।

13 यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफू त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे।

14 जब मानिसहरूले यसलाई त्यसरी नै स्वीकार गर्दछन्, तिनले देखाउँछन् कि तिनीहरू यो भन्दा एउटा आफ्नै देशको प्रतीक्षामा छन्।

15 तिमीहरूले आफूले छोडेको देशको याद गर्दा हुन त फर्केर जाने अवसर तिमीहरूले पाउन सक्ने थिए।

* 10:30: व्यवस्था 32:35 बाट उद्धृत गरिएको।

* 10:30: व्यवस्था 32:36 बाट उद्धृत गरिएको।

16 तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।

17-18 अब्राहामको विश्वासको परीक्षा लिन परमेश्वरले उनलाई इसहाकको बलि दिन भन्नुभयो। अब्राहामले विश्वासले त्यसो गरे। उनलाई परमेश्वरले प्रतीक्षा गराउनुभएको थियो। परमेश्वरले अब्राहामलाई पहिल्यै भन्नुभएको थियो “इसहाकबाटै तिम्ना सन्तान बढ्ने छन्।”^{१७} तर, अब्राहाम आफ्नो एक मात्र छोरोको बलि दिन तयार थिए। उनले विश्वासले यसो गरे।

19 अब्राहामलाई विश्वास थियो कि परमेश्वरले मानिसलाई मृत्युबाट समेत उठाउन सक्नुहुन्छ। अनि साँच्चै जब परमेश्वरले इसहाकलाई मृत्युदेखि बचाउनुभयो, अब्राहामले इसहाकलाई मृत्युबाट फिर्ता पाए।

20 इसहाकको पनि विश्वास थियो त्यसैले उनले याकूब र एसाबलाई तिनीहरूका भविष्यको लागि आशीर्वाद दिए।

21 अनि उनले आफ्नो मृत्यु-शैथिल्यमा आफ्नो लौरोको टुप्पामा अडिङ परमेश्वरको उपासना गर्दै, यसुफका प्रत्येक छोराहरूलाई आशिष दिए। किनकि याकूबको विश्वास थियो।

22 अनि उहाँको मृत्युकालमा यसुफले इस्राएलीहरूले मिश्रदेश छोड्ने भविष्यवाणी गरे। विश्वासकै कारणले उनले आफ्नो दफनबारे आदेश दिए।

23 विश्वासकै कारणले, मोशाका माता-पिताले तिनलाई तीन महीना सम्म लुकाए राखे। मोशा सुन्दर बालक थिए। तिनीहरू राजाको आदेश अस्वीकार गर्न डराएनन्।

24-25 मोशा बढेर ठूला भए। आफ्नो विश्वासको कारणले उनले आफूलाई फिरऊनकी छोरीको छोरा कहलाउन चाहेनन्। उनले पापको आनन्द मनाउन चाहेनन्। यी आनन्द क्षणिक हुन्छन्। बरू परमेश्वरका मानिसहरूसित रही कष्ट भोग्नु रूचाए। उनले यो विश्वासको कारणले गरे।

26 मोशाले मिश्रदेशको भण्डार भन्दा खीष्टको लागि भोगेको दुःख अझ ठूलो सम्पत्ति हो भन्ने विचार गरे। मोशाले परमेश्वरबाट पुरस्कार पछिरेहेथे।

27 विश्वासकै कारणले उनले मिश्रदेश छोडे। उनी राजाको रिसदेखि डराएनन्। उनी डटिरहे, जस्तो कि अदृश्य परमेश्वरलाई उनी देख्नसक्छन्।

28 उनले निस्तार-चाडको भोज तयार गरे अनि मृत्यु दूतलाई यहूदीहरूका जेठा छोराहरू मार्नबाट रोक्न उनले दैलामाथि रगत छर्के। यो उनले विश्वासले गरे।

29 अनि मोशाले डोर्याएका सबै मानिसहरूले सूर्खवा जमीनमाथि जस्तो लाल समुद्र हिडेर तरे। तिनीहरूले यो विश्वासले गरे। तर मिश्रदेशवासीहरू त्यसरी नै तर्न खोज्दा डुबे।

30 परमेश्वरका मानिसहरूको विश्वासको कारणले, यरीहोको पर्खाल ढल्यो। उनीहरू पर्खालका वरिपरि सात दिनसम्म घुमेपछि त्यो ढल्यो।

31 राहाब भन्ने एउटी बेथाले इस्राएली जासूसहरूलाई साथीहरूलाई झै स्वागत र सहायता गरी। अनि उसको विश्वासको कारणले आज्ञा नमान्ने अरू मानिसहरूसित ऊ चाँहि नाश भइसक्यो।

32 के मैले अझै धेरै उदाहरणहरू दिइरहनु पर्छ? गिदोन, बाराक, शिमसन, यितहका बारेमा, दाऊद, शामूएल र अगमवक्ताहरूका बारेमा भन्न मसित पर्याप्त समय छैन।

33 आफ्ना विश्वासको कारणले कसैले राज्यहरू जिते, अरू कसैले असल कर्महरू गरे, कसैले परमेश्वरको वचन पाउन सफल भए। आफ्नो विश्वासले नै कसैले सिंहहरूका मुख थुने।

34 कसैले आगोको ज्वाला रोके र कोही तरवारका धारबाट उम्के। विश्वासको कारणले तिनीहरूले यी सब गरे। दुर्बलहरू शक्तिशाली बनाइए, युद्धमा शक्तिशाली भए, तिनीहरूले शत्रुहरूमाथि विजय पाए।

35 मृतहरूलाई बोलाई उठाइयो र घरमा तिनका स्त्रीहरूका हातमा सुम्पिदिइयो। अरूहरूले छुटकारा हुनेदेखि आफैले अस्वीकार गरे। तिनीहरूलाई सताए मारियो। तिनीहरूले यसै गरे किनकि तिनीहरू अझ राम्रो जीवनमा उठ्न चाहन्थे।

36 कति जनाको हँसो उडाइयो कतिलाई कोरिले चुटियो, अनि कतिलाई साङ्गलोलो बाँधेर कैदखानामा पर्याकियो।

37 कतिलाई दुइगाले हिकोए मारियो, र कतिलाई चिरेर दुइ फ्याक पारियो। कतिलाई तरवारले छिनाइयो। कसै-कसैले भेडा र बाघाका छाला लाउँथे, तिनीहरू गरीब, सताइएका र अरूले दुर्व्यवहार गरिएकाहरू थिए। यस्ता मानिसहरू पाउन संसार योग्य थिएन।

38 यी पुरूषहरूलाई राख्न यो संसार उचित थिएन। तिनीहरू पाहाड र मरुभूमिहरूमा भड्किहड्थे, पृथ्वीका ओडार र गुफातिर बसिहिँड्थे।

39 यी सबै तिनका विश्वासमा परिचित छन्। तर परमेश्वरको वचन तिनीहरू कसैले पाएनन्।

40 परमेश्वरले हामीलाई केही दूतै कुरो दिने योजना गर्नु भएको थियो ताकि हामीसँग तिनीहरू पूर्ण बनाइन सकिन्छ।

12

हामीले येशुको उदाहरणको अनुसरण गर्नुपर्छ

1 हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दार्नु पर्छ। यदि दौडमा केही बाधा आउँछ भने त्यसलाई पर्याकनु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ।

2 हामीले सदा येशुको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशु अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले कूसमा मृत्यु आँलाउनु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले कूसको कष्टलाई झेलनु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।

3 विवादहरू सहनुहुने येशुलाई विचार गर जब पापीहरूले उहाँलाई सताए, उहाँले सहनु भयो। हताश नबन? तर धीरज बन अनि येशुको बारेमा सम्झ।

परमेश्वर पिता जस्तै हुन्

4 तिमीहरू पापको विरुद्ध लड्दैछौ, तर अहिले सम्म तिमीहरूलाई रगत बगाउनु पर्ने अवस्थामम्म पुगेका छैनौ।

5 तिमीहरू परमेश्वरका पुत्रहरू हो, त्यसैकारण तिमीहरूलाई उहाँले अती दिनुहुन्छ। तिमीहरूले उहाँका शब्दहरू भुलेका छौ:

“मेरो छोरा! परमेश्वरको अनुशासन हल्कासित नलेऊ,

तिमी हताश नबन, जब प्रभुले तिमीहरूलाई सुधारनुहुन्छ।

6 प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ, जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।”

हितोपदेश 3:11-12

* 11:17-18: उत्पत्ति 21:12 बाट उद्धृत गरिएको।

7 त्यसैले हेरक दुःखलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्।

8 हेरक छोराको जस्तो तिमीले कहिल्यै सजाय पाएका छैनौं भने तिमी खास छोरा नै होइनौं।

9 यस पृथ्वीमा, हामी सबैका आ-आफ्ना पिताहरू छन् जसले हामीलाई अनुशासित गर्छन्। अनि हामी उनीहरूको आदर गर्छौं नै। यसर्थ अझ बढी हामीले आफ्ना आत्मिक पिताको अनुशासन स्वीकार गर्नुपर्छ। यसो गर्नु भने हामीले जीवन पाउनेछौं।

10 हाम्रा सांसारिक पिताहरूले हामीहरूलाई उनीहरूले उचित सम्झेको अनुशासनको निम्ति केही समयको लागि सजाय दिए। तर उहाँ जस्तै पवित्र हुनलाई हाम्रा आत्मिक पिताले हामीलाई अनुशासित गराउनु हुन्छ।

11 सजाय पाउँदा हामी खुशी हुँदैनौं किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं।

सावधानीपूर्वक बाँचौं

12 तिमीहरू कमजोर भएका छौं। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ।

13 असल तरिकाले बाँच जसमा कि तिमीहरू सुरक्षित रहनेछौं र आफ्ना कमजोरीबाट नष्ट हुनेछैनौं।

14 सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देखेछैन।

15 सतर्क बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बञ्चित नबनेस। अनि तिमीहरू मध्ये कोही पनि तीतीपाती जस्तो बड्नु हुँदैन र अस्लाई बिगार्नु हुँदैन।

16 कसैले यौन अपराध गर्नुहुँदैन, अथवा एसाब जस्तो सांसारिक मनको हुनुहुँदैन। एसाब जेठो छोरो थियो र बाबुको सम्पत्तिको उत्तराधिकारी थियो। तर ती सब उसले एक छाक खानाको लागि बेच्नु पर्यो।

17 तिमीहरू जान्दछौं, पछिबाट, उसले आफ्ना पिताको आशीर्वादको लागि स्तुत पर्यो। तर उसलाई आशीर्वाद दिन अस्वीकार गरे। किनकि एसाबले आफूले गरेका कुराहरू बदल्ने उपाय पाउन सकेन।

18 तिमीहरू नयाँ ठाउँमा आएका छौं। तिमीहरू छुन नसकिने, आगोले नजल्ने पाहाडमा आएका छैनौं। न त अन्धकारमा, विषादमा, आँधीमा आएका छैनौं। यही पाहाड हो जहाँ इम्राएलीहरू आएका थिए।

19 यहाँ तिनीहरूले सुनेको जस्तो तुरहीको आवाज र बोलेको स्वर पनि सुन्दैनौं। जब तिनीहरूले यस्ता आवाज सुने, तिनीहरूले एउटै आवाज पनि सुन्न नपरोस, भनेर अनुनय गरे।

20 तिनीहरूले ओदशलाई धाम्न सकेनन् “यदि पशु सम्मले पनि यो पाहाड छोए त्यसलाई ढुङ्गाले हिकोए मारिन्छ।”[☆]

21 तिनीहरूले जो देखेका थिए त्यो यति डरलाग्दो थियो कि मोशाले भने, “म डरले थरथरी काँपिरहेछु।”[☆]

22 तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौं। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौं। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेका छौं। तिमीहरू हजारौं स्वर्गदूतहरूको सामूहिक आनन्दमा आइपुगेका छौं।

23 तिमीहरू परमेश्वरका प्रथम पुत्रहरूका सभामा आइपुगेका छौं जसका नाउँहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका निर्णयकर्ता परमेश्वरकहाँ आएका छौं। अनि तिमीहरू धर्मी मानिसहरूका आत्मा भएको ठाउँमा आएका छौं जो पूर्ण बनेका छन्।

24 तिमीहरू येशुकहाँ आएका छौं जसले परमेश्वरबाट उहाँका मानिसहरूका लागि नयाँ करार ल्याउनुभयो। तिमीहरू रात छर्केको ठाउँमा आएका छौं जसले हामीलाई हाबिलको रातले भन्दा असल कुराहरू भन्दछ।

25 होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतवानी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्नु भने हामी कसरी भान सक्छौं?

26 त्यसबेला जब उहाँ बोल्नु भयो उहाँको आवाजले पृथ्वी थर्कियो। तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ “एकपल्ट अझै म धर्ती मात्र होइन तर स्वर्ग समेत थर्काउँछु।”[☆]

27 यहाँ “एकपल्ट अझै” भन्ने शब्दले स्पष्ट देखाउँदछ कि सृष्टिको हेरक चीज नष्ट हुनेछ। तर ती कुराहरू जो हल्लाउँदैनन्, रहिरहन्छन्।

28 यसर्थ, हामी कृतज्ञ बन्नुपर्छ किनकि हामीले एउटा राज्य पाउँदछौं जो हल्लिन सक्दैन। अनि हामीले उहाँलाई प्रसन्न तुल्याउने तरिकाले आदर र भयले पूज्नुपर्छ।

29 किनभने हाम्रा परमेश्वर आगो जस्तो हुनुहुन्छ जसले सखाप पार्नुहुन्छ।

13

1 ख्रीष्टमा तिमीहरू दाज्य-भाइ र दिदी-बहिनीहरू जस्ता हौ र आपसमा प्रेम गर्न छोड्नु हुँदैन।

2 मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभूल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे।

3 जो कैदमा छन् तिनलाई नभूल। तिनीहरू जस्तै आफू पनि तिनीहरूसितै कैदमा रहेको सम्झ। अनि दुःखमा परेका मानिसहरूलाई नभूल, किनभने भविष्यमा तिमीहरू पनि त्यही हालतमा हुन सक्छौं।

4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस। विवाहलाई दुईजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गछ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ।

5 पैसाको मोहदेखि आफूलाई टाढा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ,

“म तिमीलाई कहिल्यै छोडदिनँ
म तिमीदेखि कहिल्यै भादिनँ।”

व्यवस्था 31:6

6 त्यसर्थ ढुक्कसित भनौ,

“प्रभु मेरा सहायक हुनुहुन्छ,

☆ 12:20: प्रस्थान 19:12-13 बाट उद्धृत गरिएको।

☆ 12:21: व्यवस्था 9:19 बाट उद्धृत गरिएको।

☆ 12:26: हामी 2:6 बाट उद्धृत गरिएको।

मलाई केही डर हुने छैन।
कसैले मलाई केही अनर्थ गर्न सक्दैनन्।”

भजनसंग्रह 118:6

7 आफ्ना अगुवाहरूलाई सम्झौ। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुसरण गर।

8 येशू ख्रीष्ट हिजो, आज र सधैं एक समान हुनुहुन्छ।

9 किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बन्न, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।

10 हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन।

11 पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा-पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्।

12 त्यसरी नै येशुले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशुले आफ्नै रगत अर्पण गर्नुभयो।

13 यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशुले जस्तै हामीले पनि अपमान सहनु पर्छ।

14 यस धर्तीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्रिया हामी छौं।

15 यसकारण येशुको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोड्नु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओठबाट निस्केको प्रशंसा नै त्यो बलि हो।

16 अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।

17 आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्ना जिम्मेवार छन् र तिम्ना आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुःखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुन्छ। आनन्दसाथ गर्न सक्नु। अनि तिनीहरूले आफ्ना काम दुःखित बनेर गर्छन् भने त्यसले तिम्ना सहायता गर्दैन।

18 हाम्रा निम्ति प्रार्थना गर्न नछोड। हाम्रो काम बारे हामी विश्वस्त छौं किनकि हामी सधैं जुन उतम छ त्यही गर्ने प्रयास गर्छौं।

19 म तिमीहरूले प्रार्थना गरि देऊ भन्छु ताकि परमेश्वरले मलाई चाँडै तिमीहरू भएकोमा पठाऊन। यो भन्दा बढता म केही चाहन्न।

20-21 म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेडाका दुला गोठाला हाम्रा प्रभु येशुलाई मृत्युबाट पुनस्तथान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गर्नुभयो। म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशुको सदा महिमा होस। आमिन।

22 मेरा दाज्यू भाइ र दिदी-बहिनीहरू, मैले के भनें धैर्यपूर्वक सुन। तिमीहरूलाई बलियो बनाउन मैले यी कुराहरू गरे। अनि यो चिट्ठी साह्रै लामो छैन।

23 हाम्रो भाइ तिमोथी केदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं।

24 तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई अभिवादन भनिदिनु। इटालीयाबाट आएका सबैको अभिवादन।

25 परमेश्वरको अनुग्रह तिमीहरू सबैमाथि होस।

याकूबको पत्र

1 परमेश्वर अनि प्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादन।
परमेश्वरका मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएर रहेका छन्। अभिवादन।

विश्वास र ज्ञान

2 मेरो दान्य-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूको नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ।

3 किन? किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ।

4 तिमीहरूले जे गर्छौ, त्यसमा तिमीहरूको पूरा धैर्यलाई काम गर्नु देऊ। तब तिमीहरू परिपक्व अनि पूर्ण हुनेछौ, तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।

5 तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उद्धार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ।

6 तर, जब तिमीहरूले परमेश्वरसित केही कुरा माग्छौ, तिमीहरूले विश्वास गर्नु पर्छ। परमेश्वर प्रति सन्देह नगर। व्यक्ति, जसले सन्देह गर्छ, त्यो सागरको लहर जस्तै हो। हावाले लहरलाई तल र माथि गराउँछ।

7-8 व्यक्ति जसले सन्देह गर्छ, एकै समयमा दुई भिन्न कुराहरू सोचिरहेको हुनेछन्। त्यसले गर्ने कुनै पनि कुरामा निर्णय लिनु सक्तैन। त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्नेछु भनी सोच्नु हुँदैन।

साँच्चो धन

9 यदि विश्वासी निर्धन भए ऊ गर्वित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ।

10 यदि विश्वासी धनी भए ऊ गर्वित हुनुपर्छ किनभने ऊ गरीब छ। धनी मानिस जङ्गली फूल सरी मर्नेछ।

11 सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूईमा झर्यो। धनी व्यक्तिसित त्यही कुरा हुन्छ। उसको व्यापारको योजना गर्दा गर्दै मर्छ।

परिक्षा परमेश्वरबाट आउँदैन

12 त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।

13 यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन।

14 एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फँसाउँछ।

15 दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढ्छ, यसले मृत्यु जन्माउँछ।

16 मेरा प्रिय भाइ-बहिनीहरू, मूर्ख नबन।

17 सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पितृबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बटुलाए जस्तो परमेश्वर कहिल्यै परिवर्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ।

18 सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो।

सुन्नु अनि पालन गर्नु

19 मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ, चाँडो सुन्ने, बिस्तारै बोल्ने र ढिलो रिसाउने गर।

20 एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन।

21 यसर्थ तिमीहरूको जीवनबाट हरेक दुष्ट कुरा अनि दुष्ट कर्म बाहिर फर्काइदेऊ। विनम्र बन अनि परमेश्वरको वचन स्वीकार जो परमेश्वरले तिमीहरूको हृदयमा रोपिदिनु भएको छ। यो उपदेशले तिमी जीवनलाई बचाउनेछ।

22 परमेश्वरको शिक्षा अन्सरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ।

23 यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अन्सरण गर्दैन भने ऊ यस्तो हुन्छ ऊ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ।

24 यो मान्छेले ऊ आफैलाई देख्छ, त्यस पछि जान्छ अनि ऊ कस्तो देखिएको थियो सो झट्टै बिरिहाल्छ।

25 तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिसर्दैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ।

परमेश्वरको आराधना गर्ने साँचो तरिका

26 कोही मानिस आफूलाई धार्मिक समझन सक्छ। तर यदि त्यो व्यक्तिले होशियारसित बोल्दैन भने उसले स्वयंलाई मूर्ख तुल्याइरहेको हुन्छ। उसको “धर्म” कुनै काममा आउँदैन।

27 पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नु हुन्छ त्यो यस्तो छ टुहराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यकता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराष्ट्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले श्रद्धा अनि असल ठानेर स्वीकार गर्नु हुनेछ।

1 मेरा प्रिय दाज्यु-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशु ख्रीष्टका विष्वासीहरू हो। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्।

2 मानौं, कोही एकजना तिम्रो मण्डलीभित्र प्रवेश गर्छ। उसले खबै सुन्दर वस्त्र अनि सुनको औठी पहिरेकोछ। त्यही समयमा एक गरीब मानिस पुरानो, मैला लुगा लिएर आउँछ।

3 तिमीहरू त्यो मानिस जो सुन्दर वस्त्र लगाएको छ त्यसलाई विशेष ध्यान दिन्छौ। तिमीहरू भन्छौ, “यो राम्रो आसनमा बस्नुहोस्।” तर गरीब मानिसलाई तिमीहरू भन्छौ, “त्यहाँ उभ” वा “तिमीहरूको पाउ छेउको चटाईमा बस”

4 तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ।

5 सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विष्वासमा धनी हुन च्छुनु भएको छैन? तिमीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न च्छुनु भयो।

6 तर तिमीहरूले गरीब मानिसप्रति सम्मान देखाउँदैनौ। अनि तिमीहरू जान्दछौ कि धनी मानिसहरू ती मानिसहरू हुनु जसले सदैव तिमीहरूलाई आफ्नो वशमा राख्ने कोशिश गर्छन। अनि ती मानिसहरूले हुनु जसले तिमीहरूलाई न्यायलय तिर पुर्याउँछन।

7 अनि, यी ती धनी मानिसहरू हुनु, जसले येशुको नाउँको निन्दा गर्छन जसद्वारा तिमीहरू बोलाइन्छौ।

8 बरु तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ “अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौ।”^{*} यदि तिमीहरूले यो नियम पालन गर्यौ भने तब तिमीहरूले ठिक काम गर्छौ।

9 तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियो भने, तिमीले पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ।

10 कुनै मानिस परमेश्वरको सबै व्यवस्था पालन गर्दा कुनै एउटामा चुक्यो भने त्यो मानिस जम्मै व्यवस्था भङ्ग गरेको दोषमा पर्नेछ।

11 परमेश्वरले भन्नु भएकोछ, “व्यभिचार नगर।”^{*} उनै परमेश्वरले भन्नु भएको छ, “हत्या नगर।”^{*} यसर्थ, यदि तिमीहरूले व्यभिचार गरेने तर तिमीहरूले कुनै व्यक्तिलाई माया भने पनि तिमीहरू परमेश्वरको व्यवस्था भङ्ग गरेका दोषी ठहरिन्छौ।

12 तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ।

13 यदि तिमीहरू अरुलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भङ्गरेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा ऊ निर्भय भए रहन सक्ने छ।

विष्वास अनि असल कार्यहरू

14 मेरा प्रिय भाइ-बहिनीहरू, यदि कुनै व्यक्तिले उसित विष्वास छ भन्छ तर केही गर्दैन, तब त्यो विष्वास बेकामको हो। त्यस्तो विष्वासेले उसलाई बचाउन सक्छ? अहँ!

15 परमप्रभु ख्रीष्टमा विष्वास गर्ने भाइ वा बहिनीलाई बन्धहरू अनि भोजनको आवश्यक पर्न सक्छ।

16 अनि त्यो व्यक्तिलाई तिमीहरू भन्छौ, “शान्ति साथ जाऊ। म आशा गर्छु तिम्रोमा गरम लगाहरू र प्रशस्त भोजन छन्।” यद्यपि तिमीहरू उसको खौचो पूरा गर्दैनौ, तिमीहरूका शब्दहरू अर्थहीन छन्।

17 यो कुरा विष्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विष्वासले केही गर्दैन भने त्यो विष्वास मृततुल्य हो किनभने त्यो विष्वास एक्लो भई मरेको हुन्छ।

18 एकजना व्यक्तिले भन्न सक्छ, “तिमीसँग विष्वास छ, तर ममा काम छ। जब तिम्रो विष्वासले केही काम गर्दैन भने तिम्रो विष्वासको प्रमाण गर। मेरो विष्वासले गरेको कामबाट म विष्वास प्रमाण गर्न सक्छु।”

19 तिमीहरू विष्वास गर्छौ परमेश्वर एक हुनुहुन्छ। साँच्चै नै! तर भूतहरूले पनि विष्वास गर्छन, अनि तिनीहरू भयले काँप्छन।

20 तिमी मूर्ख व्यक्तिहरू! के तिमीहरूलाई प्रमाण दिनु पर्छ कि बिना कर्मको विष्वास बेकामे हो?

21 अब्राहाम हाम्रा पूर्वज हुनुहुन्छ। जब तिनले आफ्नो छोरो इसहाकलाई परमेश्वर समझ वेदीमा चढाए, उनको कर्मबाट परमेश्वर अपि अब्राहामलाई धार्मिक बनाइयो।

22 यसर्थ, तिमीहरू देख्छौ कि अब्राहामले विष्वास गरे अनि उनले गरेका कुराहरूको साथ साथ काम गरे। उनको कर्मले देखायो कि उनको विष्वास पूर्ण थियो।

23 यसैले धर्मशास्त्रको अर्थ स्पष्ट झल्काउँछ “अब्राहामले परमेश्वरमाथि विष्वास गरे अनि परमेश्वरले अब्राहामको विष्वास स्वीकार गर्नु भयो अनि परमेश्वरले अब्राहामलाई धार्मिक मान्नु भयो।”^{*} अब्राहामलाई “परमेश्वरको मित्र मानिन्थ्यो।”^{*}

24 यसरी तिमीहरूले देख्छौ कि एक मानिस उसले गरेका कर्मद्वारा परमेश्वरसित सही बन्दछ अनि उसको विष्वासबाट मात्र होइन।

25 अर्को उदाहरण छ राहाब। राहाब एक वेश्या थिइन्। तर उनको कर्मको कारणले, जब तिनले गुन्रचरहरू लुकाइन् अनि तिनीहरूलाई अर्के बाटोबाट उम्कन सहायता गरिन्, परमेश्वरको अपि तिनी धार्मिक देखिइन्।

26 आत्मा विनाको शरीर मृततुल्य हो। विष्वासको मूल्य पनि यस्तै हो। विष्वास जसले केही गर्दैन त्यो मृत-तुल्य हो।

3

हामीले भनेका कुराको नियन्त्रण

1 मेरा भाइ अनि बहिनीहरू, तिमीहरूमध्ये धेरै शिक्षक हुनु हुँदैन। किनभने तिमीहरू जान्दछौ कि हामी जसले शिक्षा दिन्छौ अन्य मानिसहरू भन्दा कठिन प्रकारले जाँच गरिनेछौ।

2 हामी सबैले अनेकौ गल्तीहरू गर्छौ। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौ भने त्यो पक्का मानिस बन्नेछ। ऊ आफ्ना सम्पूर्ण सरिरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन।

3 घोडालाई नियन्त्रणमा राख्न, हामी लगाम लगाइदिन्छौ। घोडाहरूका मुखमा लगाइएको लगामले हामी तिनीहरूको सम्पूर्ण शरिरलाई अधीनमा राख्न सक्छौ।

* 2:8: लेवी 19:18 बाट उद्धृत गरिएको। * 2:11: प्रस्थान 20:14; व्यवस्था 5:18 बाट उद्धृत गरिएको। * 2:11: प्रस्थान 20:13, व्यवस्था 5:17 बाट उद्धृत गरिएको।

* 2:23: उत्पत्ति 15:6 बाट उद्धृत गरिएको। * 2:23: 2 श्तिहास 20:7; खोशा 41:8 बाट उद्धृत गरिएको।

4 जहाजहरू पनि यस्तै हुन्छन्। जहाज अत्यन्त विशाल हुन्छ अनि यसलाई शक्तिशाली वायुले धकेल्छ। तर सानो पतवारले विशाल जहाजलाई नियन्त्रण गर्छ। अनि नाविकले जहाज कता जानुपर्नेहो निर्णय गर्छ।

5 हाम्रो जिब्रो पनि यस्तै हो। यो शरीरको एक सूक्ष्म अङ्ग हो। तर यसले महान कुराको गर्व गर्छ।

एउटा सानो फिल्ट्रगोले वन सखाप पार्न सक्छ।

6 जिब्रो आगोको फिल्ट्रगो जस्तै हो। हाम्रो शरीरका अंगहरू मध्ये यो दुष्टताको संसार हो। कसरी? जिब्रोले सारा शरीर नष्ट पार्छ। यसले हाम्रो सम्पूर्ण अस्तित्व नै ध्वंस पार्न सक्छ र नरकको आगोमा त्यो जल्छ।

7 मानिसहरूले हरेक किसिमका जङ्गली पशु चरा-चुरूङ्गीहरू, घसने प्राणीहरू अनि सामुद्रिक प्राणीहरू तह लगाउने सक्छन्। मानिसहरूले यी सबै प्राणीहरूलाई तहलगाएका छन्।

8 कसैले कहिल्यै जिब्रोलाई नियन्त्रण गर्नु सकेको छैन। यो जंगली अनि दृष्ट हुन्छ। जिब्रो विषले परिपूर्ण हुन्छ जसले मान्न सक्छ।

9 हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौं। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराफ्छौं जसलाई परमेश्वरको सकलमा बनाइएको छ।

10 मृतति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन।

11 के पानीको मूलबाट एउटै मिठो र तितो पानी एकैचोटी बग्छ? अहं।

12 मेरा दाज्यू भाइ अनि दिदी बहिनी हो, के नेभारको बोटमा भद्राक्ष फलन सक्छ? सतैन। के अङ्गूरघारीमा नेभारा फल्छ? फल्दैन। तब, के मुनिलो कुवाबाट मिठो पानी निस्कन सक्छ।

साँचो ज्ञान

13 यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ।

14 यदि तिमीहरू स्वार्थी छौ अनि तिप्रो हृदय इष्ण्या पूर्ण छ भने तिमीले तिप्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिप्रो गर्व गराई झटो सिवाय केही पनि होइन।

15 यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो।

16 जहाँ इष्ण्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुर्घर्ष हुन्छ।

17 तर ज्ञान जो माथिका परमेश्वरबाट आउँछ त्यो यस्तो हुन्छ प्रथम त्यो शुद्ध हुन्छ। त्यो शान्तिमय नम्र र तर्क संगत हुन्छ। यो ज्ञान सर्वदा जो मानिसहरू समस्यामा छन् तिनीहरूलाई सहायता गर्न सँधैं तत्पर रहन्छ अनि अन्य मानिसहरूको लागि उपकार गर्ने हुन्छ। यो ज्ञान सदैव निष्पक्ष अनि इमान्दार हुन्छ।

18 मानिसहरू जो शान्तिको निम्ति शान्तिसाथ कार्य गर्छन् तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।

4

परमेश्वरमा समर्पण

1 के तिमीहरूलाई तिमीहरूको झगडा र लडाइँको श्रोत थाहा छ? तिमीहरूका झगडा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउँछ जसले अन्तमा दुन्दुब मच्चाउँछ,

2 तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इष्ण्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ।

3 अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किन? किनभने तिमीहरूको माँगने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति।

4 अविश्वासीनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैलाई परमेश्वरको शत्रु तुल्याउँछ।

5 के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।”

6 तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरुद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”^{*}

7 यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ।

8 परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हो। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोऊ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।

9 उदास बन, दुखी बन अनि विलाप गर। तिमीहरूको हँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्तन गर।

10 परमप्रभुको सामुने विनम्र बन अनि उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ।

तिमीहरू न्यायधीश होइनौ

11 भाइ अनि बहिनीहरू, एक अर्काको विरुद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुसरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुसरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्ता भयौ।

12 परमेश्वरले मात्र नियमहरू बनाउनु हुन्छ। उहाँमात्र न्यायधीश हुनुहुन्छ। केवल परमेश्वरमात्र हुनुहुन्छ जसले बचाउँन अनि नाश गर्नसक्नु हुन्छ। यसर्थ अन्य व्यक्तिको न्याय गर्नु तिमीहरूका निम्ति उचित हुँदैन।

परमेश्वरले तिप्रो जीवनमा योजना गर्नु

13 तिमीहरू कसैले भन्छौ, “आज अथवा भोलि हामी कुनै नगरमा जानेछौ। हामी त्यहाँ वर्ष दिन बस्छौ व्यापार गर्छौ अनि पैसा कमाउँछौ।” सुन! यस विषयमा सोच

14 भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ।

* 4:6: हितोपदेश 3:34 बाट उद्धृत गरिएको।

- 15 यसर्थ तिमीहरूले भन्नुपर्छ, “यदि परमप्रभुले चाहनु हुन्छ भने हामी जीवित रहनेछौं अनि यो वा त्यो गर्नेछौं।”
 16 तर अहिले तिमीहरू घमण्डी छौं अनि तिमीहरू घमण्ड गर्छौं। यी सब घमण्ड गराई भूल हो।
 17 अनि जब एक व्यक्तिले भलाई गर्न जान्दछ, तर भलाई गर्दैन, भने उसले पाप गरिरहेछ।

5

स्वार्थी धनी मानिसहरूलाई चेताउनी

- 1 तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ।
 2 तिमीहरूको धन नष्ट हुनेछ अनि बेकार हुनेछ। तिमीहरूको वस्त्रहरू कीराले खानेछ।
 3 तिमीहरूका सुन चाँदीमा कस लाग्नेछ अनि त्यो कसले तिमीहरूको विरोधमा साक्षी दिनेछ। त्यो कसले तिमीहरूको शरीरलाई आगोले झै खानेछ।
 4 तिमीहरूले सम्पत्ती आखिरि दिनमा सञ्चितगरेका छौं।
 5 मानिसहरूले तिमीहरूको खेतमा काम गरे, तर तिमीहरूले तिनीहरूलाई ज्याला दिएनौं। ती मानिसहरू तिमीहरूको विरुद्ध आवाज गरिरहेछन्। ती मानिसहरूले तिमीहरूको फसलहरू काटे। अहिले तिमीहरूले कराएको आवाज स्वर्गका परमप्रभुको सेनाहरूले सुने।
 6 पृथ्वीमा तिमीहरूको जीवन सम्पत्तिले सम्पन्न जीवन थियो। तिमीहरूले, आफूले चाहेका हरेक बस्तुद्वारा स्वयंलाई खुशी तुल्यायौं। तिमीहरू स्वयंले मार्नुको तिम्नि तयार पारेको मोटो पशु जस्तो तुल्यायौं।
 7 तिमीहरूले निर्देष मानिसहरूको भर्त्सना गर्थौं, र मारी दियो कसैले प्रतिरोध गरेनन्।

धैर्य धारण गर

- 7 दाज्यू-भाइ अनि दिदी बहिनीहरू, धैर्य धारण गर, प्रभु येशू आउनु हुँदैछ। यसर्थ, त्यस समयसम्म धैर्य- धारण गर। कृषकहरू खुबै धैर्यवान छन्। कृषकले बहुमूल्य अन्न भूमिबाट उम्रनका निम्ति प्रतीक्षा गर्छ। कृषकले धैर्य साथ आफ्ना फसलले प्रथम वृष्टि अनि अन्तिम वृष्टि प्राप्त नगरुञ्जेल प्रतीक्षा गर्छ।
 8 तिमीहरू धैर्यवान हुनुपर्छ। आशा नमार्। प्रभु येशू चाँडै आउनु हुँदैछ।
 9 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, एक अर्काको विरुद्ध गनगनाऊ। यदि तिमीहरूले अरूको विरुद्धमा गनगनगर्न छाडेनौ भने तिमीहरू दोषी जाँचिने छौ यादगर न्यायकर्ता आउँदै हुनुहुन्छ।
 10 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, अगमवक्ताहरूलाई अनुसरण गर जसले परमप्रभुको निम्ति बोले। तिनीहरूले अनेक अप्ठ्यारो परिस्थितिको सामना गरे। तर तिनीहरूले धैर्य धारण गरे।
 11 हामी तिनीहरूलाई खुशी ठान्छौ जसले धैर्यपूर्वक अप्ठ्यारो परिस्थितिको सामना गरे। तिमीहरूले अत्युबको धैर्यको बारेमा सुनेका छौ। तिमीहरूलाई थाहा छ, अत्युबले सबै यातना सामना गरे पछि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। यसले यो झल्काउँछ कि परमप्रभु दयामयी अनि कृपामयी हुनुहुन्छ।

तिमी जो भन्छौ त्यसमा होशियार बन

- 12 मेरा दाज्यू-भाइ औ दिदी-बहिनीहरू, जब केही गर्न वचन दिन्छौ, तिमीहरूले कसम खानु हुँदैन। तिमीहरूको वचन प्रमाण गर्न स्वर्ग, पृथ्वी अथवा कुनै चीजको नाउँको उपयोग नगर। जब तिमी बुझ्छौ हो, भने केवल “हो” मात्र भन। यदि तिमी बुझ्छौ होइन, भन्ने “होइन” मात्र भन। त्यो गर ताकि तिमीहरू दोषी ठहरिने छैनौ।

प्रार्थनाको शक्ति

- 13 यदि तिमीहरू मध्ये एक जनाले कष्टहरू भोगिरहेको छ भने उसले प्रार्थना गर्नु पर्छ अनि यदि तिमीहरू मध्ये एकजना सुखी छ भने, उसले गीतहरू गाउनु पर्छ।
 14 यदि तिमीहरू मध्ये एकजना विरामी छ भने, उसले मण्डलीका अग्रजहरूलाई बोलाउनु पर्छ। अग्रजहरूले उसलाई परमप्रभुको नाउँमा तेल मालिस गरिदिनु पर्छ अनि तिनीहरूले उसको निम्ति प्रार्थना गरिदिनु पर्छ।
 15 विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ।
 16 सधैं तिमीहरू एक अर्कामा पाप स्वीकार गर। तब एक अर्काको निम्ति प्रार्थना गर। यसो गर, तब परमेश्वरले तिमीहरूलाई निको पार्नु हुन्छ। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
 17 एलिया पनि हामी जस्तै मानिस थिए। तिनले पानी नपरोस् भनी, गम्भीरता पूर्वक प्रार्थना गरे, त्यस भूमिमा तीन बर्षसम्म पानी परेन।
 18 तब एलियाले पानी परोस् भनी प्रार्थना गरे। अनि आकाशबाट पानी पर्यो अनि भूमिले फेरि फसल उमार्यो।

आत्माहरू बाँचाउ

- 19 मेरा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू मध्ये एकजना सत्यदेखि बरालीन सकछौं। अनि अर्को व्यक्तिले उसलाई सत्यतर्फ फर्की आउन सहायता गर्न सकछ।
 20 यसलाई स्मरण गर कुनै मानिस जसले एक पापीलाई नराप्नो मार्गबाट फर्काई ल्याउँछ, उसले त्यस पापीको आत्मालाई मृत्युबाट बाँचाउनेछ। यसो गरेर त्यस व्यक्तिले धेरै पापहरू प्रति क्षमा प्राप्त गराउनेछ।

पत्रुसको पहिलो पत्र

1 पत्रुस, येशू ख्रीष्टका प्रेरितद्वारा अभिवादन!
परमेश्वरद्वारा चुनिएको जो आफ्ना घरदेखि टाढामा पोन्टस, गलातिया, क्यापडोसिया, एशिया अनि बिथनियाभरि फैलिएर बसेका मानिसहरू प्रति।
2 परमेश्वरले तिमीहरूलाई पवित्र मानिस बनाउनु भएको थियो। तिमीहरूलाई पवित्र तुल्याउने कार्य आत्माको हो। परमेश्वरको आज्ञाकारी र येशू ख्रीष्टको रगतले अभिषेक गरी शूद्र पनि तिमीहरू चुनिएका थियौं।
परमेश्वरको अनुग्रह तिमीहरूमा अधिक भन्दा अधिक बढेर जाओस्।

जिउँदो आशा

3 परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन् उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ।

4 अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरूका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरूका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरू ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरूले मुक्ति पाउँदैनौं।

5 तिमी्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरू सुरक्षित रहन्छौं। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरूलाई समयको अन्तमा दिनेछ।

6 यसले तिमीहरूलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरूलाई दुःखी बनाउँछ।

7 यी दुःख-कष्टहरू किन हुन्छन्? तिमीहरूको विश्वास शूद्र छ भनी प्रमाण गर्नु। विश्वासको शूद्रतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शूद्रता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शूद्रताले तिमीहरूमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।

8 तिमीहरूले ख्रीष्टलाई देखेका छैनौं तर पनि तिमीहरू उहाँलाई प्रेम गर्छौं। तिमीहरूले अहिले उहाँलाई देख्न सक्नेनौं तर तिमीहरू उहाँमाथि विश्वास गर्छौं। तिमीहरू अकथनीय अनि गौरवमय आनन्दले परिपूर्ण छौं।

9 तिमीहरूको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरूको आत्मा बचाउँनु हो। अनि तिमीहरूले तिमीहरूको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दछौं।

10 अगमवक्ताहरूले सावधानपूर्वक अध्ययन गरे अनि यो मुक्तिको विषयमा जान्ने कोशिश गरे। ती अगमवक्ताहरूले अनुग्रहको बारेमा अगमवाणी गरे जो तिमीहरूलाई देखाइयो।

11 ख्रीष्टको आत्मा ती अगमवक्ताहरूमा थियो। अनि आत्माले ती दुःख-कष्टहरूको बारेमा, जो ख्रीष्टहरूको बारेमा, जो ख्रीष्टमाथि घट्टे थियो अनि त्यो महिमा जो ती दुःख कष्टहरू पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरूले तिमीहरूलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरू कहिले घट्टेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरूले यो जान्ने कोशिश गरे।

12 यो तिमीहरूलाई देखाइयो कि जुन सेवा तिनीहरूले गरे तिनीहरू स्वयंका निम्ति होइन। ती अगमवक्ताहरूले तिमीहरूको सेवा गरिरहेका थिए जब तिनीहरूले यो कुराको विषयमा भने जो अहिले तिमीहरूले सुन्नु। तिनीहरू जसले तिमीहरूलाई सुसमाचार प्रचार गरे तिमीहरूलाई ती कुराहरू भने। तिनीहरूले तिमीहरूलाई त्यो पवित्र आत्माको सहायताले भनिएका कुराहरू ती कुराहरू हुन जुन स्वर्गदूतहरू पनि जान्न उत्सुक छन्।

पवित्र जीवनको निम्ति आह्वान

13 यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरूले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरूलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ।

14 विगतमा तिमीहरूले यस विषयमा बुझेनौं, यसर्थ तिमीहरू नराम्रा कुराहरूले डोर्थाएका थियौं। तर अहिले तिमीहरू परमेश्वरका आज्ञाकारी बालकहरू हो। यसर्थ बितेको समयमा जसरी बाँचेका थियौं, त्यसरी नबाँच।

15 तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनुभयो।

16 यो धर्मशास्त्रमा लेखिएको छ, “पवित्र बन, किनभने म पवित्र छु।”^{*}

17 तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौं अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौं। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरू झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरू बाँच्नु पर्छ।

18 तिमीहरू जान्दछौं कि विगत समयमा तिमीहरू लक्ष्यहीन भई बाँचेका थियौं। तिमीहरूले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरूबाट सिक्यौं जो तिमीहरू भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरूलाई त्यस तरिकाले बाँचनबाट बाँचाइयो। तिमीहरू किनियौं ती वस्तुहरूद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ।

19 तर तिमीहरू ख्रीष्टको बहुमूल्य रगतले किनियौं, जो दोषरहित भेडाको पाठो हुनुहुन्छ।

20 निश्च निर्माण अघि नै ख्रीष्ट चुनितु भएको थियो। तर तिमीहरूको लागि यो अन्तिम समयमा उहाँलाई संसारमा चिनाइयो।

21 ख्रीष्टद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौं। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरूको विश्वास अनि आशा परमेश्वरमा छ।

22 अहिले, तिमीहरूले साँचो भातुप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शूद्र तुल्याएका छौं। यसर्थ एक-अर्कामा पूर्ण हृदयबाट गहिरो प्रेम गर।

23 तिमीहरू फेरि जन्मेका छौं। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरू सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हो।

24 धर्मशास्त्रले भन्छ:

“मानिसहरू सधैं बाँच्नैनु तिनीहरू घाँस झैं हुन्,
तिनीहरूको महिमा घाँसको फूल झैं हो।

घाँस ओइलिन्छ,
अनि फूलहरू झर्छन्।

* 1:16: लेवी 11:44, 45; 19:2; 20:7 बाट उद्धृत गरिएको।

25 तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।”

यशैया 40:6-8

अनि त्यो, यो वचन हो जुन तिमीहरूलाई भनियो।

2

सजीव ढुङ्गा अनि पवित्र राष्ट्र

1 यसर्थ, अस्ताई चोट पुर्याउने केही कुरा पनि नगर, झटो नबोल, कपटी नबन, इर्ष्या नगर। अर्काको निन्दा नगर, यी सब कुराहरू तिमीहरूको जीवनबाट हटाऊ।

2 भर्खर जन्मेका बालकहरू जस्तो होऊ। शूद्र आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरूलाई बढ्न र मुक्ति हासिल गर्न सहायता गर्छ।

3 अहिले तिमीहरूले परमप्रभुको दयाको स्वाद पाएकाछौ।

4 प्रभु येशू सजीव पत्थर* हुनुहुन्छ। संसारका मानिसहरूले निम्न गरी कि तिमीहरू त्यो पत्थर चाहँदैन। तर उहाँ परमेश्वरले चुननुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ।

5 तिमीहरू पनि सजीव पत्थरहरू जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरूलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरूले त्यस मन्दिरमा पवित्र पूजाहारीहरूको सममा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ।

6 धर्मशास्त्रले भन्छ,

“मैले एक बहुमूल्य कुनेको ढुङ्गा छानेको छु,

अनि म त्यो ढुङ्गा सियोनमा राख्छु,

जो मानिस उनलाई विश्वास गर्छ, कहिले पनि लज्जित हुनुपर्दैन।”

यशैया 28:16

7 त्यो पत्थर तिमीहरूको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरूको निम्ति उहाँ हुनुहुन्छ:

“निर्माण कर्ताहरूले अस्वीकार गरेको ढुङ्गा,

तिनीहरूलाई आवश्यक छैन, त्यो पत्थर आधारशीला भयो।”

भजनसंग्रह 118:22

8 जसले विश्वास गर्दैनन् तिनीहरूको निम्ति उहाँ हुनुहुन्छ:

“एक ढुङ्गा जसले मानिसहरूलाई ठेस लगाउँछ,

एक ढुङ्गा जसले मानिसहरूलाई लडाउँछ।”

यशैया 8:14

मानिसहरूलाई ठेस लाग्छ किनभने तिमीहरू परमेश्वरले भनेका कुरा पालन गर्दैनन्। यो परमेश्वरको योजना अनुसार हुन्छ।

9 तर तिमीहरू चुनिएका मानिसहरू हो। तिमीहरू राजाका पूजाहारीहरू हो। तिमीहरू मानिसहरूका पवित्र जाति हो। तिमीहरू ती मानिसहरू हो जो परमेश्वरका हुन्। परमेश्वरले गरेको आश्चर्यजनक कुराहरूको विषयमा भन्न तिमीहरू चुनिएका हो। उहाँले तिमीहरूलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।

10 एक समयमा तिमीहरू परमेश्वरको मानिस थिएनौ।

तर अब तिमीहरू परमेश्वरका मानिस हो।

विगत समयमा तिमीहरूले कहिल्यै पनि कृपा पाएका थिएनौ

तर अहिले तिमीहरूले परमेश्वरबाट कृपा पाएकाछौ।

परमेश्वरका निम्ति जिउँनु

11 प्रिय मित्रहरू, तिमीहरू यो संसारमा प्रवासी अनि परदेशीहरू हो। यसर्थ तिमीहरूलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरूदेखि टाढा रहनु भनी म निवेदन गर्छु। यी कुराहरू तिमीहरूका आत्माको विरुद्ध जुड्छन्।

12 मानिसहरू जसले विश्वास गर्दैनन् तिनीहरू तिमीहरूका वरिपरि छन्। ती मानिसहरूले तिमीहरूले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरूले गरेका असल कुराहरू तिनीहरूले देख्छन् अनि तिमीहरूले परमेश्वरलाई महिमा प्रदान गर्नुहुन्छौ। जब उहाँ आउनु हुन्छ।

ठीक काम गर

13 प्रभुको निम्ति प्रत्येक मानव अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्।

14 अनि राज्यपालहरूको आज्ञा पालन गर जो राजाद्वारा पठाइएका हुन्। जसले नराम्रो गर्छ त्यसलाई सजाय दिनु र जसले राम्रो काम गर्छ प्रशंसा गर्न तिमीहरू पठाइएका हुन्।

15 यसर्थ जब तिमीहरू असल कर्म गर्छौ, जसले तिमीहरूको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो।

16 मुक्त मानिसहरू जस्तै होऊ। तर तिमीहरूको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच।

17 सबै मानिसहरू प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरूलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।

ख्रीष्टको यातनाको उदाहरण

* 2:4: पत्थर परमेश्वरको आत्मिक मंदिर अथवा, घरकोलागि सबै भन्दा महत्वपूर्ण पत्थर (उहाँका मानिसहरू)।

18 दासहरू हो! तिमीहरूको मालिकको अधीन स्वीकार गर। पूर्ण सम्मान साथ यसो गर। तिमीहरूले मालिकहरूको आज्ञा पालन गर्नुपर्छ जो असल अनि दयालु छन्। अनि मालिक नराप्नो भए पनि उसको आज्ञा पालन गर्नु पर्छ।

19 एक व्यक्तिले कुनै नराप्नो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ।

20 तर तिमी कुकर्ममा यदि तिमी सजाय पाउँछौ अनि त्यो तिमी सहन्छौ त्यसमा तिमी प्रशंसा गर्ने कुनै कारण हुँदैन। तर तिमीले सुकर्म गरेकोमा पनि यदि तिमीलाई सजाय दिइयो अनि तिमीले धैर्य धारण गर्थौ भने, तब त्यसले परमेश्वरलाई खुशी तुल्याउनेछ।

21 तिमीहरूलाई त्यसैको निम्ति बोलाइएको हो। ख्रीष्टले अनुसरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरूले उहाँको ठीक अनुसरण गर्नुपर्छ कारण तिमीहरूको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो तिमीहरूले पनि त्यस्तै गर:

22 “उनले पाप गरेनन्,

अनि उहाँको मुखमा कुनै छलको कुरो पाईएन।”

यशैया 53:9

23 मानिसहरूले ख्रीष्ट प्रति नराप्नो कुराहरू भने, तर उहाँले तिनीहरूलाई नराप्नो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरूलाई भय देखाउनु भएन। अहं! ख्रीष्टले आफूलाई परमेश्वरमा सम्पन्न भयो जसले सही न्याय गर्नुहुन्छ।

24 ख्रीष्टले हाम्रा पापहरू आफ्नो शरीरमा कृसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मेरेर धार्मिकताको निम्ति अनि जे उचित छ त्यसका निम्ति बाँचौं। उहाँको चोटहरूले तिमीहरू निको पारिथौ।

25 तिमीहरू भेडा जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरू गोठाला अनि तिमीहरूका प्राणको रक्षक तर्फ फर्कि आएकाछौ।

3

पतिहरू अनि पत्नीहरू

1 त्यसरीनि तिमी पत्नीहरूले आफ्ना पतिहरू अघि समर्पण गर। तब, यदि तिमीहरू कसैका पतिले परमेश्वरको शिक्षा स्वीकार गर्दैनन् भने केही नभनी तिमीहरूको व्यवहारले नै तिनीहरू जितिनेछन्।

2 पतिहरूले तिमीहरूको जीवनमा पवित्र, सम्मानित चरित्र देखेछन्।

3 तिमीहरूको सुन्दरता बाहिरी गहनाहरूबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरि अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन।

4 अहं, तिमीहरूको सुन्दरता तिमीहरूको भिन्नबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो।

5 यस प्रकारले ती पवित्र स्त्रीहरू जो धेरै अघि जीवित थिए अनि परमेश्वरमाथि आशा गरेकाले तिनीहरू आफै सुन्दर बनिएका थिए। तिनीहरूले आफैलाई आफ्ना पतिहरूमा सुपेका थिए।

6 म “सारा” जस्तै स्त्रीहरूको विषयमा बात गरिरहेछु। तिनले आफ्ना पति अब्राहामको आज्ञा पालन गरिन्। अनि तिनलाई आफ्ना मालिक मानिन्। अनि तिमी स्त्रीहरू ‘सारा’ का साँचो सन्तानहरू हो, यदि तिमीहरूले सुकर्म गरेकी छौ अनि भयभीत भएकी छैनौ भने।

7 त्यसरी नै तिमी पतिहरू आफ्ना पत्नीहरूसित समझदारीको भावमा बसू पर्छ। तिमीहरूले आफ्ना पत्नीहरू प्रति आदर जनाउनु पर्छ। तिनीहरू तिमीहरूसँगै कामजोर छन्। तर परमेश्वरले तिमीहरूका पत्नीहरूलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरूलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरू गर जसद्वारा कसैले पनि तिमीहरूको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन।

असलकामको निम्ति यातना

8 यसरी, तिमीहरू सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरूले एक-अर्कांलाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्कां प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि विनम्र बन।

9 मानिसहरूले तिमीहरूलाई नराप्नो गरे तिमीहरूले प्रतिशोधमा नराप्नो कर्म नगर। यदि कसैले तिमीहरूलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देउ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरूलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो।

10 धर्मशास्त्रले भन्छ,

“मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ,

अनि असल समयको आनन्द भोग गर्न चाहन्छ,

उसले कुबचन बोल्नुबाट जिज्ञो जोगाउनु पर्छ

र झटा कुरा गर्नु बन्द गर्नुपर्छ।

11 त्यस व्यक्तिले कुकर्म गर्नु छाड्नुपर्छ अनि असल कार्य गर्नुपर्छ,

त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ, अनि त्यसलाई प्राप्त गर्न प्रयत्न गर्नुपर्छ।

12 प्रभुले धार्मिक मानिसहरूलाई हेर्छन्

अनि प्रभुले तिनीहरूको प्रार्थना सुन्छन्

तर प्रभु ती मानिसहरूको विस्मृ हनुहुन्छ, जसले कु-कर्म गर्छ।”

भजनसंग्रह 34:12-16

13 यदि तिमीहरू सदैव असल गर्न प्रयत्न गरिरहेछौ भने तिमीहरूलाई कसले नोबसान गर्न सक्छ?

14 तर, धर्म गर्दा तिमीहरूले दुःखको सामना गर्न सक्छौ। यदि तिमीहरूलाई त्यस्तो भए तिमीहरू धन्य हुनेछौ। “तिमीहरूलाई कष्ट दिने मानिसहरूसित भयभीत नहोऊ, चिन्तामा नपर।”*

15 तर तिमीहरूको हृदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररूपले सम्मान गर। तिमीहरू प्रत्येकलाई व्याख्या दिन तैयार बस जसले तिमीहरूसँग। भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ।

16 तर ती मानिसहरूलाई आदर सहित नम्र प्रकारले उत्तर देऊ। यो अनुभव गर्न समर्थ बन कि तिमीहरूले सही कार्य गरिरहेका छौ। जब तिमीहरू यस्तो प्रकारले काम गर्छौ ख्रीष्टमा तिमीहरूको चरित्रको विषयमा निन्दा गर्नेहरू लज्जित हुनेछन्।

17 सुकर्म गरेर यातना भोग्नु कुकर्म गरेर सुख भोग्नु भन्दा उत्तम हो। यही सबै भन्दा उत्तम हो, यदि परमेश्वरले चाहनु भएको त्यही हो भने।

* 3:14: यशैया 8:12 बाट उद्धृत गरिएको।

18 तिमीहरूको निम्ति ख्रीष्टले सँधैको
निम्ति जीवन बलिदान दिनुभयो।
उहाँ दोषी हुनु हुन्न थियो,
तर उहाँ तिमीहरूको निम्ति मर्नु भयो जो दोषी थिए।
तिमीहरू सबैलाई परमेश्वरकहाँ ल्याउनु उहाँले यसो गर्नु भयो।
उहाँ शरीरमा मारिनुभयो,
तर उहाँलाई आत्मा जिवित तुल्याइयो।

19 अनि उहाँ आत्मा स्वस्व बन्दी आत्माहरूलाई शिक्षा दिनु जानुभयो।

20 ती आत्माहरू तिमीहरू हुनु जसले नहको समयमा परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका थिए। परमेश्वरले तिमीहरूलाई धैर्यसित प्रतीक्षा गरिरहनु भएको थियो जुन बेला नहले जहाज बनाइरहेका थिए। केवल जम्मा आठजना त्यस जहाजमा बाँचेका थिए। ती मानिसहरूलाई पानीले बचाएको थियो।

21 त्यो पानी बरिस्मा जस्तै थियो जसले आहिले तिमीहरूलाई बचाउँछ। बरिस्मा शरीरको मैला धुने होइन। बरिस्मामा हामी परमेश्वरसित पवित्र हृदयको निम्ति याचना गरिरहेका छौं। यसले तिमीहरूलाई बचाउँछ किनभने येशू ख्रीष्टलाई मृत्युबाट उठाइएको थियो।

22 अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरू, अधिकारीहरू अनि शक्तिहरूमाथि शासन चलाउनु हुन्छ।

4

परितित जीवन

1 जब ख्रीष्ट आफ्नो शरीरमा हुनु हुन्थ्यो, उहाँले यातना भोग्नु भयो। यसर्थ तिमीहरूले ख्रीष्ट कै विचारमा स्वयंलाई तयार पार्नु पर्छ। एक मानिस जसले आफ्नो शरीरमा रहुँदा यातना भोगेकाछन् उसले पाप गर्न छोडेको छ।

2 तिमीहरू स्वयंलाई तयार पार जसद्वारा तिमीहरू परमेश्वरको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौं अनि मानिसहरूको विचार अनुसार होइन।

3 बितेको समयमा तिमीहरूले ती कुराहरू गरेर अत्याधिक समय नष्ट गर्नु जुन विश्वास नगर्नेहरूले गर्छन्। तिमीहरू व्यभिचार कुवासना, अभिलाषा, मोज-मज्जा, मतवालापन अनि निषेदित मूर्ति पूजामा संलग्न रह्यौं।

4 तिमीहरू त्यस्ता "असभ्य वस्तुहरूमा" भाग नलिँदा तिनीहरू आश्चर्य मानिरहेका छन्। यसैले तिनीहरू निन्दनीय कुरा गर्छन्।

5 तर ती मानिसहरूले ख्रीष्टलाई लेखा दिनेछन् जो मेरेका र जिउंदा मानिसहरूको न्याय गर्न तयार हुनुहुन्छ।

6 ती मानिसहरूलाई सुसमाचार प्रचार गरियो जो अहिले मरिसकेका छन् किनभने तिनीहरूले आफ्नो जीवन कालमा गरेका कर्मका लागि अरु सबैलाई गरिए जस्तै तिमीहरूलाई न्याय गरिनेछ। तर तीनीहरू प्रति सुसमाचार प्रचार गरियो जसद्वारा तिनीहरू परमेश्वर जीवित रहनु भए झैं आत्मामा जीवित रहन सक्छन्।

परमेश्वरका उपहारहरूको असल व्यवस्थापक बन

7 समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरूलाई प्रार्थना गर्नमा सहायता दिनेछ।

8 सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरू ढाक्छ।

9 बिना विरोध एक अर्कामा अतिथि सत्कार गर।

10 तिमीहरू प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौं। विभिन्न तरिकामा तिमीहरूलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरू जस्तै दायित्व बहन गरेका छौं, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर।

11 मानिस जो बोल्छ उसले परमेश्वरको बचन बोल्नुपर्छ। मानिस जसले सेवा गर्छ उसले त्यो शक्तिद्वारा सेवा गर्नु पर्छ जो परमेश्वरले दिनु भएकोछ। तिमीहरूले त्यस प्रकारले कार्य गर्नु पर्छ जसद्वारा प्रत्येक कुरामा येशू ख्रीष्ट मार्फत परमेश्वर प्रशंसनीय हुनु हुनेछ। शक्ति अनि महिमा सदा सर्वदा उहाँकै हो। आमिन।

ख्रीष्टियानको समया यातना भोग्नु

12 मेरा मित्रहरू, तिमीहरूले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरूको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घटना घटिरहेछ।

13 तर तिमीहरू खुशी हुनु पर्छ किनकि तिमीहरू ख्रीष्टका सहभागी बनिरहेकाछौं। तिमीहरू खुशी हुनेछौं अनि आनन्दले पूर्ण रहने छौं जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ।

14 तिमीहरूले ख्रीष्टलाई अनुसरण गरेकोमा जब मानिसहरूले गाली गर्छन् तिमीहरू धन्य हुन्छौं किनभने महिमाको आत्मा, तिमीहरूसंग हुन्छ।

15 तिमीहरू कसैले पनि हत्यार, चोरी अनि नराम्रो कर्म गर्ने अथवा अर्काको विषयमा हस्तक्षेप गर्नेहरू जस्तो यातना भोग्न नपरोस्।

16 तर आफू "ख्रीष्टियान" भएकोमा यदि तिमीले कष्ट भोग्छौं भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरूले परमेश्वरको प्रशंसा गर्नु पर्छ।

17 न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैन तिमीहरूको के अवस्था हुनेछ?

18 "यदि धार्मिक व्यक्तिलाई पनि बचाँउन अत्यन्तै गाह्रो पर्छ भने, त्यो मानिस जो परमेश्वरको विरुद्धमा छ अनि महा-पापी छ, उमाथि के आउने हो?"

हितोपदेश 11:31

19 यसर्थ, ती मानिसहरू जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरूले आफ्ना प्राणहरू उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरूलाई सृष्टि गर्नु भयो अनि तिनीहरूले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरूले धार्मिक कार्यहरू गरिरहनु पर्छ।

5

परमेश्वरका बथान

1 अब तिमीहरूको समूहमा भएका अग्रजहरूसँग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैले खीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ।

2 जुन ती मानिसहरूको तिमीहरू जिम्मावारी छौ, तिमीहरूको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरू परमेश्वरका बथान हुन्। ती मानिसहरूको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरू सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरू पैसाका निम्ति लोभी छौ।

3 तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरूका निम्ति असल उदाहरण बन।

4 तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरूले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।

5 हे युवकहरू, तिमीहरूलाई पनि मेरो केही भन्नु छ। तिमीहरूले अग्रजहरूको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरू सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।

“परमेश्वर अहंकारी मानिसहरूको विरुद्ध हुनुहुन्छ,
तर उहाँले नम्रहरूलाई अनुग्रह प्रदान गर्नुहुन्छ।”

हितोपदेश 3:34

6 यसर्थ परमेश्वरको शक्तिशाली हातको छत्र-छाँयामा विनम्र बन। तब उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ जब सही समय आउँछ।

7 जब उहाँले तिमीहरूको हेरचाह गर्नुहुन्छ तिमीहरूको चिन्ता सब उनको अघाडी सुम्पिदेऊ।

8 स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरूको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिंड्छ।

9 शैतानको अनुशरण गर्न अस्वीकार गर। आफ्नो विश्वासमा दृढतापूर्वक बस। तिमीहरू जान्दछौ कि संसारभरि तिमीहरूका भाइ-बहिनीहरू त्यस्तै यातना भोगिरहेछन् जस्तो यातनामा तिमीहरू थियौ।

10 यो सही हो, तिमीहरूले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरूलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरूलाई साहरा दिनु हुनेछ अनि तिमीहरूलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई खीष्ट येशुमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ।

11 सबै शक्ति सदा-सर्वदा उहाँकै रहने छ। आमिन।

आखिरी अभिवादन

12 मैले सिल्वानसको सहयोगमा यो चिठी लेखें। म जान्दछु कि उनी विश्वासी भाइ हुन्। मैले तिमीहरूलाई उत्साह दिन औ यो परमेश्वरको साँचो अनुग्रह हो भनी साक्षी दिन यो छोटो पत्र लेखेको हुँ। यो अनुग्रहमा दृढ भएर बस।

13 बेविलोनको मण्डलीले तिमीहरू सबैलाई नमस्कार जनाउँछ। ती मानिसहरू, पनि तिमीहरू जस्तै चुनिएका थिए। मर्कस, जो खीष्टमा मेरो छोरो हो ऊ पनि नमस्कार दिन्छ।

14 एक अर्का प्रति प्रेमको चुम्बन प्रदान गर, जब तिमीहरूको भेट हुन्छ।

तिमीहरू सबैलाई शान्ति होस्, जो खीष्टका साथ छौ।

पत्रसको दोस्रो पत्र

- 1 येशू ख्रीष्टको प्रेरित औ सेवक शिमोन पत्रसद्वारा अभिवादन।
तिमी सबै मानिसहरूप्रति, जसको विश्वास छ, जो हाम्रो जस्तो मूल्यवान छ। तिमीहरूले त्यो विश्वास प्राप्त गरेका छौ किनभने हाम्रा परमेश्वर अनि उद्धारकर्ता येशू ख्रीष्ट न्यायपूर्ण हुनुहुन्छ। उहाँ जे उचित छ त्यही गर्नुहुन्छ।
- 2 तिमीहरूलाई अधिकभन्दा अधिक अनुग्रह अनि शान्ति प्रदान गरियोस। तिमीहरूले अनुग्रह अनि शान्ति प्राप्त गर्नेछौ, किनकि तिमीहरूले परमेश्वर अनि हाम्रा प्रभु येशूलाई चिन्दछौ।

- 3 हामीलाई चाहिएका हरेक चीज परमेश्वरले प्रदान गर्नु भएको छ
येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गरेको छ। हामीसित यी कुराहरू छन्, किनभने हामी उनलाई जान्दछौ। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो।
- 4 यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टाबाट उम्केर तिमीहरू इश्वरीय स्वभावका सहभागी होओ।
- 5 यसकारण यी कुराहरू तिमीहरूको जीवनमा थपन सकेसम्म प्रयास गर। तिमीहरूको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप।
- 6 अनि तिमी्रो बुद्धिमा आत्मा नियन्त्रण थप, अनि तिमी्रो आत्मा नियन्त्रणमा धैर्य थप, अनि तिमी्रो धैर्यमा परमेश्वरको सेवा थप।
- 7 अनि तिमी्रो परमेश्वर प्रतिको सेवामा तिमी्रा भाइ-बहिनीहरू प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरू प्रतिको स्नेहमा प्रेम थप।
- 8 यदि यी जन्मै कुराहरू तिमीहरूमा छन् अनि तिनीहरू वृद्धि हुँदैछन् भने यी कुराहरूले तिमीहरूलाई निकम्मा नबनिनुमा मदत दिनेछन्। यी कुराहरूले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा पूर्ण ज्ञान लिनु सबैले सहयोग पुर्याउनेछ।
- 9 तर यदि कुनै व्यक्तिगतित यी कुराहरू छैन भने उसले स्पष्ट देख्न समर्थ हुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भुलेको छ कि उसलाई विगत पापहरूबाट स्वच्छ तुल्याइएको छ।
- 10 मेरा भाइ-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनैकाछन्। तिमीहरू बोलाइएका हौ औ आफ्नो मानिसहरू बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरूले ती सबै कुराहरू मान्यौ भने तिमीहरू कहिल्यै ढल्ने छैनौ।
- 11 अनि तिमीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ।
- 12 तिमीहरू यो कुराहरू जान्दछौ। तिमीहरूसित भएका सत्यताको विषयमा तिमीहरू दृढ छौ। तर तिमीहरूलाई यी कुराहरू सम्झना गराउन म सदैव सहायता गर्नेछु।

- 13 म सम्झन्छु यो पृथ्वीमा जबसम्म बाँच्छु, तिमीहरूलाई यी कुराहरू सम्झाउन उचित सम्झन्छु।
- 14 म जान्दछु मैले यो शरीर चाँडै त्याग गर्नुपर्छ। हाम्रा प्रभु येशू ख्रीष्टले त्यो मलाई दर्शाउनु भएको छ।
- 15 म जति सक्छु तिमीहरूलाई सदैव यी कुराहरू स्मरण गराउने कोशिश गर्नेछु। म इच्छा गर्छु कि मेरो मृत्यु पछि पनि यी कुराहरू सम्झन तिमीहरू समर्थ बनी रहौ।

- हामीले ख्रीष्टको महिमा देख्यौं
- 16 हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरूलाई उनको अगमनको विषयमा भन्यौं। हामीले तिमीहरूलाई जे व्याख्या गर्यौं ती मानिसहरूले रचेका चतुर कथाहरू होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं।
- 17 येशूले महान-महिमाको आवाज सुन्नु भयो। त्यो त्यस समयको कुरा हो जब येशूले पिता परमेश्वरबाट सम्मान अनि महिमा पाउनु भयो। त्यो आवाजले भन्यो, “यो मेरो प्रिय छोरो हो, अनि म यसलाई प्रेम गर्छु। म उसित अत्यन्त खुशी छु।”
- 18 अनि हामिले त्यो आवाज सुन्यौं जब हामी येशूसित पवित्र पर्वतमा थियौं, त्यो स्वर्गबाट आयो।
- 19 यसले हामीलाई अगमवक्ताहरूले भनेका कुराहरूमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरूको भनाई अनुसरण गरेर तिमीहरूले राम्रो गर्नेछौ। उनीहरूको भनाई अन्धकारमा बस्ति चम्केको जस्तै हो। यो बस्ति बिहान नहुञ्जेलसम्म र बिहानी तारा तिमीहरूको हृदयमा प्रकाश दिन नसक्नेसम्म रहने छ।
- 20 तिमीहरूले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणी* कुनै अगमवक्ताको व्याख्याबाट आएको होइन।
- 21 किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरूलाई पवित्र आत्माले डोयाएको थियो अनि परमेश्वरका वचनहरू भने।

2

- झट्टा शिक्षकहरू
- 1 विगत समयमा झट्टा अगमवक्ताहरू परमेश्वरका मानिसहरूको बीचमा थिए। त्यसरी नै झट्टा शिक्षकहरू तिमीहरूको समूहमा रहन्छन्। तिनीहरूले झट्टा शिक्षाहरू दिन्छन्, ती शिक्षाहरूले मानिसहरूलाई ध्वंशतिर तान्छन्। तिनीहरूले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरूकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरू स्वयंलाई चाँडै ध्वंश पार्नेछन्।
- 2 धेरै मानिसहरू तिनीहरूले गरेका नराम्रा कुराहरू अनुसरण गर्छन्। तिनीहरूले गर्दा सत्य मार्गलाई अरु मानिसहरूले आलोचना गर्छन्।
- 3 ती झट्टा शिक्षकहरूले तिमीहरूबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरूले तिमीहरूलाई झट्टा कथाहरू भनेर शोषण गर्नेछन्। तर ती झट्टा शिक्षकहरूको विस्मृ धेरै अधि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरूलाई ध्वंश पार्नु हुनेछ तिनीहरू उम्कन पाउने छैनन्।
- 4 जब स्वर्गदूतहरूले पाप गरे तिनीहरूलाई दण्डविहीन जान दिइएन। अहं! परमेश्वरले तिनीहरूलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरूलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरूलाई न्याय नगम्जेले त्यही राख्नेछन्।
- 5 अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु भयो जो धेरै अधि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरूले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नहसित सात अन्य मानिसहरूलाई बचाए। नह त्यो मानिस थिए जसले मानिसहरूलाई ठीक ढङ्गले बाँचन उपदेश दिन्थे।

* 1:20: अगमवाणी परमेश्वरबाट दिइएको शिक्षा अथवा समाचार।

6 अनि परमेस्वरले दुष्ट नगरहरू सडामे अनि गमोरालाई दण्ड दिनु भयो। परमेस्वरले ती नगरहरूलाई खरानीमा परिवर्तन नहुन्जेल जलाउनु भयो। परमेस्वरले ती नगरहरूलाई जो पछि आउने समयमा परमेस्वरको विरुद्ध जानेहस्ताथि उदाहरण स्वस्म उपयोग गर्नुभयो।

7 तर परमेस्वरले ती नगरहरूबाट लुतलाई बचाउनु भयो। लूत खुबै असल मानिस थिए। नराम्रा मानिसहरूको फोहोर जीवनको कारण तिनले कष्ट पाए।

8 लूत एक असल मानिस थिए, तर तिनी प्रतिदिन ती दुष्ट मानिसहरूसँग बसेका थिए। लूतको असल हृदय तिनले दिनहु देखेका अनि सुनेका नराम्रा कुराहरूमा दुःखी भएको थियो।

9 हो, परमेस्वरले यी सबै कुरा गरे। जब कष्ट आई पर्छ जसले आफ्नो सेवा गर्छन् तिनीहरूलाई बचाउनु प्रभु परमेस्वर जान्नुहुन्छ। अनि उहाँले जान्नुहुन्छ न्यायको दिनसम्म ती दुष्ट मानिसहरूलाई कसरी अडुकाउनु पर्छ।

10 जो मानिसहरू तिनीहरूको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरू जो परमेस्वरको अधिकार अस्वीकार गर्नेहरूलाई परमेस्वरले खास दण्ड दिनुहुन्छ।

यी झट्टा शिक्षकहरू आफूले चाहेका केही पनि गर्दछन, अनि तिनीहरू स्वयं गर्व गर्छन। तिनीहरू महिमामय स्वर्गदूतहरूको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन।

11 स्वर्गदूतहरू यी झट्टा शिक्षकहरू भन्दा अधिक पराक्रमी अनि शक्तिशाली छन्। तर स्वर्गदूतहरूले झट्टा शिक्षकहरूलाई दोषारोपन गर्दैनन अनि तिनीहरूको बारेमा प्रभु अघि निन्दा गर्दैनन।

12 तर यी झट्टा शिक्षकहरू तिनीहरूले बुझेका कुरामा निन्दा गर्छन। यी झट्टा शिक्षकहरू, जङ्गली पशुहरू जस्तै मारिनुको निम्ति मात्र जन्मेका छन्, केही विचार नगरी काम गर्छन। अनि यी झट्टा शिक्षकहरू जङ्गली पशुहरू जस्तै नष्ट हुन्छन।

13 यी झट्टा शिक्षकहरूले धेरै मानिसहरूलाई चोट पुर्याउँछन। यसर्थ तिनीहरूले पनि चोट पाउनेछन। त्यो तिनीहरूले गरेको कर्मको ज्याला हुनेछ। यी झट्टा शिक्षकहरू, सबै मानिसहरू समक्ष आनन्द लिइने खेल झैं कुकर्मलाई लिन्छन। तिनीहरू कुकर्ममा आनन्द लिन्छन यसले तिनीहरूलाई खुशी पाछ। यसर्थ तिनीहरू तिमीहरूमाझ फोहोर कलङ्क अनि दागहरू जस्तै हुन्। तिमीहरूसित साधरण भोजनमा भाग लिन्छन। तिमीहरूलाई लज्जित तुल्याउँछन।

14 हरेकपल्ट तिनीहरू झीलाई हेर्छन, अनि तिनीहरू उसैलाई चाहन्छन। यी झट्टा शिक्षकहरू सदैव पाप गरिरहन्छन। तिनीहरूले कमजोर मानिसहरूलाई पापको जालमा फसाउँछन। तिनीहरू आफैले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरू श्रापित छन्।

15 यी झट्टा शिक्षकहरूले उचित मार्ग छोडेका छन् अनि तिनिहरूको जीवनलाई अनुचित मार्गमा लगेकाछन। तिनीहरूले त्याही मार्ग अनुसारण गरे जुन मार्गमा बालामा हिँडेका थिए। बालाम बओरका छोरा थिए। नराम्रो काम गरेको ज्याला उसले उत्साहले स्वीकार गरे।

16 तर एउटा गधाले बालामको कुकर्ममा ध्यानकार्षण गरायो। अनि गधा एउटा पशु हो जो बोल्न सक्तैन। तर त्यो गधा मानिसको आवाजमा बोल्थो अनि त्यसले बालामलाई उसको पागल सोचाईबाट रोक्थो।

17 ती झट्टा शिक्षकहरू ती पानी नभएका मुहानहरू हुन्। तिनीहरू ती मेघहरू जस्तै हुन् जसलाई आँधीले उडाउँछ। तिनीहरूका निम्ति घोर अन्धकारमा एक स्थान राखिएको छ।

18 ती झट्टा शिक्षकहरू त्यस्ता वचनहरूमा गर्व गर्छन जसको केही अर्थ छैन। तिनीहरूले मानिसहरूलाई पापको जालमा फसाउँछन। तिनीहरूले, यस्ता मानिसहरूलाई आकर्षित गराइरहेछन जो मानिसहरू कुकर्म गर्नेहरूबाट टाढा रहन शक् गर्दछन। ती झट्टा शिक्षकहरूले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन।

19 ती झट्टा शिक्षकहरू स्वतंत्रता प्राप्तिको बचन दिन्छन। तर ती झट्टा शिक्षकहरू स्वयं स्वतंत्र छैनन। तिनीहरू ती ध्वंशात्मक कुराहरूका दास हुन्। एक मानिस त्यस वस्तुको दास बन्दछ जसले उसलाई अधिकारमा राख्छ।

20 ती मानिसहरू संसारका नराम्रा कुराहरूबाट मुक्त तुल्याइएका थिए। तिनीहरूलाई हाम्रा प्रभु अनि उदारकर्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएको थियो। तर यदि तिनीहरू अझ ती चीजहरू तिर फर्किन्छन् अनि तिनीहरूको नियन्त्रणमा रहन्छन् भने तिनीहरूको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ।

21 हो, तिनीहरूलाई दिइएको पवित्र शिक्षाबाट सही मार्ग चिन्नु अनि त्यसबाट फर्कनु भन्दा सही मार्ग तिनीहरूले कहिल्यै नचिनेको असल हुनेथ्यो।

22 तिनीहरूलाई जे भयो त्यसले यो उखानलाई सिद्ध गर्छ “जब एउटा कुकुरले बान्ता गर्छ त्यो आफूले बान्ता गरेको तिर फर्की आउँछ।”^{*} अनि “संसारलाई नुहाइदिए पछि त्यो फेरि हिलोमा लडी-बडी गर्न फर्कन्छ।”

3

येशु फेरि आउनु हुनेछ

1 मेरा मित्रहरू, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले तिमीहरूको इमान्दारी हृदयहरूलाई केही चीजहरू सम्झनु सहायता होस् भनी यी दुइवटा चिठीहरू लेखें।

2 धेरै अघि पवित्र आगमवक्ताहरूले भनेको कुराहरू तिमीहरूले याद राख्नु भन्ने म चाहन्छु। अनि ती आदेश सम्झ जो हाम्रा प्रभु अनि उदारकर्ताले हामीलाई दिनुभयो। हामीलाई त्यो आदेश उहाँले तिमीहरूका प्रेरितहरू मार्फत दिनु भयो।

3 तिमीहरूले बुझ्ने पर्छ कि अन्तिम दिनहरूमा के हुनेछ। मानिसहरू आउनेछन जसले तिमीहरूलाई खिसी गर्नेछन। ती मानिसहरू तिनीहरूको इच्छाले मागेको कुकर्महरू गरेर बाँच्नेछन।

4 ती मानिसहरूले भन्नेछन, “उहाँले फेरि आउने प्रतिज्ञा गर्नु भएकोछ। यो प्रतिज्ञा के भयो? हाम्रा पिता-पूर्वां मेरे। तर संसार सृष्टि भएको समयदेखि प्रत्येक वस्तु त्यही प्रकारले चलिरहेको छ।”

5 तर ती मानिसहरू धेरै अघि के घटेको थियो सो सम्झन चाहँदैनन। आकाशहरू थिए अनि परमेस्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेस्वरको बचन अनुसार हुन गयो।

6 तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंस पायो।

7 अनि परमेस्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरू अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेस्वरका विरुद्धको सबै मानिसहरू विनाश गरिनेछन।

8 यो एउटा कुरा नबिर्ष, प्रिय मित्रहरू प्रभुका निम्ति एक दिन हजार वर्ष जस्तै अनि हजार वर्ष एकदिन जस्तै हो।

9 जस्तो अरु मानिसहरूले सुस्त बुझेका छन्, प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न सुस्त हुनु हुँदैन। तर परमेस्वर, तिमीहरू प्रति धैर्यवान हुनुहुन्छ। कुनै पनि मानिस नष्टहोस् भनी परमेस्वर चाहनु हुन्छ। परमेस्वर इच्छा गर्नु हुन्छ कि हरेक मानिसले आफ्नो हृदय परिवर्तन गर्नु पर्छ अनि पाप गर्न बन्द गर्नु पर्छ।

* 2:22: हिलोदेश 26:11 बाट उद्धृत गरिएको।

10 तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरू आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरू आगोले जलाउनेछ।

11 यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरूले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ।

12 तिमीहरूले परमेश्वरको दिनको प्रतीक्षा गर्नु पर्छ। तिमीहरूले त्यो दिनको आगमनको दृढतासंग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पल्टने छन्।

13 तर परमेश्वरले हामीलाई प्रतीक्षा गर्नु भएको छ। अनि हामी उहाँको प्रतीक्षा गरिरहेका छौं। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ।

14 प्रिय मित्रहरू, हामी यस्तो घटना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरू प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर।

15 स्मरण राख कि हामीहरू बैचाइएका छौं, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरू पावलले तिमीहरूलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरूलाई लेख्नु भयो।

16 पावलले यी कुराहरूको बारेमा उनका सबै पत्रहरूमा यस्तो लेख्छन्। उनको पत्रहरूमा केही विषयहरू बुझ्नु गाह्रो पर्छ। कोही मानिसहरू ती कुराहरूलाई भूल प्रकारले व्याख्या गर्छन्। कोही मानिसहरू अज्ञानी अनि विश्वासमा दुर्बल छन्। ती मानिसहरू नै अन्य धर्मशास्त्रहरू पनि झट्टो प्रकारले व्याख्या गर्छन्। तर तिनीहरूले त्यसो गरेर स्वयंलाई नै नष्ट गरिरहेका हुन्छन्।

17 प्रिय मित्रहरू, तिमीहरूले यस विषयमा पहिल्यै जानेका छौं। यसर्थ होशियार बन। ती दुष्ट मानिसहरूलाई, तिनीहरूलाई भूल शिक्षातिर लान नदेऊ। सावधान बन, जसद्वारा तिमीहरू आफ्ना दृढ स्थितिबाट झर्ने छैनौं।

18 तर हाम्रा प्रभु अनि उद्धारकर्ता येशू ख्रीष्टको अनुग्रह अनि ज्ञानमा अघि बढ। अहिले अनि सधैंको निम्ति उहाँमा महिमा रहोस्। आमिन।

यूहन्नाको पहिलो पत्र

- 1 हामी अब तिमीहरूलाई संसारको सृष्टि अघिबाट जे अस्तित्वमा थियो त्यस विषयमा भन्छौं । हामीले यो सुन्यौं हामीले आफ्नै आँखाले देख्यौं, हामीले हेर्यौं यो, हामीले हाम्रा हातले स्पर्श गर्यौं । हामी तिमीहरूलाई त्यो वचनको बारेमा भन्दैछौं जसले जीवन प्रदान गर्छ ।
- 2 त्यो जीवन हामीमा देखापरेको छ । हामीले त्यसलाई देख्यौं । हामी यस बारे तिमीहरूलाई प्रमाण दिन सक्छौं । अब हामी तिमीहरूलाई त्यो जीवनको विषयमा भनी रहेका छौं । यो त्यो जीवन हो जो विरस्थायी छ । यो त्यो जीवन हो जो परमेश्वर पितासित थियो अनि हाम्रो अधि देखा पर्यो ।
- 3 अब हामी तिमीहरूलाई हामीले देखेका अनि सुनेको कुराहरू भन्छौं । किनभने हामी चाहन्छौं कि हामीसित तिमीहरूको सङ्गति रहोस् । सङ्गति जो हामी एक साथ सहभोग गर्छौं त्यो पिता परमेश्वर अनि उनको पुत्र येशू ख्रीष्टसित हुन्छ ।
- 4 हामी तिमीहरूलाई यी कुराहरू लेखिरहेकाछौं जसद्वारा तिमीहरू आनन्दले परिपूर्ण हुन सक्नेछौं ।
परमेश्वरले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ
- 5 हामीले परमेश्वरबाट साँचो सन्देश सुन्यौं । अब हामी यो तिमीहरूलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ । परमेश्वरमा अन्धकार हुँदैन ।
- 6 यसर्थ, यदि हामी परमेश्वरसित हाम्रो सङ्गति भएको दावी गर्छौं, तर हामी अन्धकारमा बस्छौं भने हामी झट्टो हौं, हामी सत्यको अनुसरण गरिरहेका छैनौं ।
- 7 परमेश्वर ज्योतिमा रहनु हुन्छ । हामी पनि ज्योतिमा बस्नुपर्छ । यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौं । अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रागतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ ।
- 8 यदि हामी, हामीमा पाप छैन भन्छौं भने हामीले स्वयंलाई धोका दिइरहेछौं, अनि हामीमा सत्य छैन ।
- 9 तर यदि हामी हाम्रा पापहरू स्वीकार गर्छौं तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरू अनि हामीले गरेको जम्मै गल्तीहरू क्षमा गर्नुहुनेछ । परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ ।
- 10 यदि हामी भन्छौं, हामीले पाप गरेका छैनौं तब हामीले परमेश्वरलाई झट्टो बनाउँछौं । यसैले देखाउँछ कि हाम्रो हृदयमा परमेश्वरको साँचो सन्देश राखेका छैनौं ।

2

येशू हाम्रा सहयोगी हुनुहुन्छ

- 1 मेरा प्रिय नानीहरू, म तिमीहरूलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरूले पाप गर्ने छैनौं । तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अधि हामीलाई बचाउनु हुनेछ । येशू धर्मी हुनुहुन्छ ।
- 2 येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरूको पापहरू पनि क्षमा गराउनुहुन्छ ।
- 3 यदि उहाँको आदेश पालन गर्यौं भने हामी निश्चित हुन्छौं कि हामीले परमेश्वरलाई चिन्नेछौं ।
- 4 एक व्यक्तिले भन्न सक्छ, “म परमेश्वरलाई चिन्छु ।” तर यदि त्यस व्यक्तिले परमेश्वरका आदेशहरूको पालन गर्दैन भने त्यो मानिस झट्टो हो, उसकोमा सत्य हुँदैन ।
- 5 तर एक व्यक्तिले परमेश्वरको शिक्षा पालन गर्छ तब त्यस व्यक्तिला परमेश्वरको प्रेमको लक्ष्य रहेको हुन्छ । यसरी नै हामी जान्न सक्छौं कि हामी परमेश्वरको अनुसरण गरिरहेछौं ।
- 6 यदि कुनै व्यक्तिले ऊ परमेश्वरमा बाँच्न चाहन्छ भने ऊ येशू बाँचेरै बाँच्नु पर्छ ।
येशूले भन्नु भयो अस्ताई प्रेम गर
- 7 मेरा प्रिय मित्रहरू, म तिमीहरूको तिम्ति नयाँ आदेश लेखिरहेको छैन । यो त्यही आदेश हो जो तिमीहरूले शुभ्रेदिखि पाएका थियौं । यो आदेश तिमीहरूले अधि नै सुनिसकेको शिक्षा हो ।
- 8 तर पनि म तिमीहरूको निम्ति यो आदेशलाई नयाँ आदेशको सममा लेख्दैछु । यो आदेश सत्य छ; अनि यसको सत्यता येशू अनि तिमीहरू स्वयंमा देख्न सक्छौं । अन्धकार हट्दैछ अनि सत्य ज्योति अधि देखि चम्किरहेछ ।
- 9 एक व्यक्तिले भन्ला, “म प्रकाशमा छु ।” तर यदि त्यो व्यक्तिले आफ्ना भाइहरूलाई घृणा गर्छ भने त्यो अज्ञ अन्धकारमा छ ।
- 10 जसले आफ्ना भाइ अनि बहिनीहरूलाई प्रेम गर्छ, त्यो प्रकाशमा बसेको हुन्छ अनि जसले पाप गर्दछ त्यस्तो त्यस व्यक्तिला केही पनि हुँदैन ।
- 11 तर मानिस जसले आफ्ना भाइहरूलाई घृणा गर्छ तब ऊ अन्धकारमा हुन्छ । त्यस मानिस अन्धकारमा हुन्छ अनि त्यो व्यक्तिले आफ्नो गन्तव्य स्थान जान्दैन । किनभने अन्धकारले उसलाई अन्धा तुल्याएको हुन्छ ।
- 12 प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु,
किनभने तिमीहरूका पापहरू ख्रीष्टद्वारा क्षमा गरिएका छन् ।
- 13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु,
किनभने तिमीहरू उहाँलाई चिन्दछौं, जो शुभ्रेदिखि अस्तित्वमा हुनुहुन्छ ।
युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु
किनभने तिमीहरूले दुष्टलाई परास्त गरेका छौं ।
- 14 बालकहरू, म तिमीहरूलाई लेख्दैछु,
किनभने तिमीहरू पितालाई चिन्दछौं ।
पिताहरू, म तिमीहरूलाई लेख्दैछु,
किनभने तिमीहरू उहाँलाई चिन्छौं जो शुभ्रेदिखि अस्तित्वमा हुनुहुन्छ ।
युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु,

किनभने तिमीहरू बलियो छौ,
अनि परमेश्वरको वचन तिमीहरूमा बस्छ,
अनि तिमीहरूले दुष्टलाई परास्त गरेका छौ।

- 15 संसारलाई अथवा संसारमा भएका कुराहरूलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिलाई हुँदैन।
- 16 संसारमा भएका नराम्रा कुराहरू यी हुन् हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी लुत्याउने कुराहरूको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरूको चाहाना गर्नु, हामीसित भएका कुराहरूसित घमण्ड गर्नु। तर ती कुराहरू पिताबाट आएका होइनन्। ती सबै कुराहरू संसारबाट आएका हुन्।
- 17 मानिसहरूको इच्छा अनुसरको चीजहरू लिएर संसार अधि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गच्छ त्यो सधैंको निम्ति रहन्छ।
ख्रीष्टको शत्रुहरूलाई नपछ्याऊ
- 18 मेरा प्यारा बालकहरू, अन्त धेरै नजिक छ। तिमीहरूले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरू यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ।
- 19 ख्रीष्टका शत्रुहरू हाम्रा समूहमा थिए। तर तिनीहरूले हामीलाई त्याग गरे। तिनीहरू वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरू हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरूले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरू कोही पनि वास्तवमा हामिसित थिएनन्।
- 20 तिमीहरूसित पवित्र "एक"ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरू सबैले सत्य जान्दछौ।
- 21 मैले तिमीहरूलाई किन लेख्छु? के, मैले तिमीहरूलाई सत्य जान्दैनौ भनेर लेख्छु? अहो! म यो पत्र तिमीहरूले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरू जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन।
- 22 यसर्थ, झटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि ऊ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ।
- 23 त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ।
- 24 जुन तिमीहरूले शब्देखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरूले शब्देखि सुन्दै आएको शिक्षा तिमीहरूमा रहन्छ भने तिमीहरू पुत्र र पितामा रहनेछौ।
- 25 अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अन्त जीवन।
- 26 म ती मानिसहरूको बारेमा यो पत्र लेखिरहेको छु, जो तिमीहरूलाई धोका दिने कोशिश गरिरहेका छन्।
- 27 ख्रीष्टले तिमीहरूलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरूसित अझ छ। यसर्थ तिमीहरूलाई कसैबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरूलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरूलाई सिकाएको छ त्यसैमा अडी बस।
- 28 हे, मेरा प्यारा बालकहरू, उहाँमा बाँची रहौ। यदि हामीले यसो गर्दौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौ। अनि हामी उहाँको अधि लाजित हुनु पर्दैन।
- 29 तिमीहरूलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरू जान्दछौ कि यदि सबै मानिसहरू जे धर्म हो त्यसलाई अनुसरण गर्छन्, भने तिनीहरू परमेश्वरका बालकहरू हुन्।

3

हामी परमेश्वरका बालकहरू हौं

- 1 हामीलाई पिताले यति विघ्न प्रेम गर्नु भएको छ कि हामी परमेश्वरको बालकहरू भनिनु योग्यका छौं। अनि वास्तवमा हामी परमेश्वरका बालकहरू हौं। तर संसारका मानिसहरू यो बुझ्दैनन् कि हामीहरू परमेश्वरका बालकहरू हौं, किनभने तिनीहरूले उहाँलाई चिनेका छैनन्।
- 2 प्रिय मित्रहरू, अब हामी परमेश्वरका बालकहरू हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रूप देखेछौं।
- 3 ख्रीष्ट पवित्र हुनुहुन्छ। अनि हरेक व्यक्ति, जसको ख्रीष्टमा आशा छ, स्वयंलाई ख्रीष्ट जस्तै पवित्र राख्नेछन्।
- 4 जब एक व्यक्तिले पाप गर्छ, उसले परमेश्वरको नियम भङ्ग गर्छ। हो, पाप गर्नु परमेश्वरको नियम विरुद्ध बाँचेको जस्तै हो।
- 5 तिमीले जान्दछौ कि ख्रीष्ट मानिसहरूको पापहरू हटाउन आउनु भएको हो। ख्रीष्टमा पाप छैन।
- 6 यसर्थ जो मानिस ख्रीष्टको विश्वासमा बस्छ उसले पाप गरिरहँदैन। यदि कुनै व्यक्तिले पाप गरिरहन्छ भने उसले कहिल्यै पनि वास्तविक रूपले ख्रीष्टलाई देखेको हुँदैन अनि कहिले पनि ख्रीष्टलाई जानेको छैन।
- 7 प्यारा बालकहरू, कुनै व्यक्तिले पनि तिमीहरूलाई छलन नपाओस। ख्रीष्ट धार्मिक हुनुहुन्छ ख्रीष्ट जस्तो बन्नका निम्ति एक व्यक्तिले जो सही छ त्यो अनुसरण गर्नुपर्छ।
- 8 शब्देखि नै शैतानले पाप गरिरहेछ। त्यो जसले पाप गरिरहन्छ त्यो शैतानको मानिस हो। परमेश्वरका पुत्र आउनको कारण शैतानको कामहरू नष्ट गर्नु हो।
- 9 जब परमेश्वरका एक व्यक्तिलाई उनको बालक बनाउनु हुन्छ, तब त्यस व्यक्तिले पाप गरिरहँदैन। किनभने परमेश्वरले प्रदान गर्नु भएको नयाँ जीवन उसमा रहेको हुन्छ। यसर्थ जो मानिस पाप गरिरहन सक्ने। किनभने उ परमेश्वरको बालक बनेको हुन्छ।
- 10 यसरी हामी चिन्न सक्छौ कि परमेश्वरका बालकहरू को हुन्। हामी यो पनि जान्न सक्छौ कि शैतानका बालकहरू को हुन्। मानिसहरू जसले जे उचित छ त्यो गर्दैन, तिनीहरू परमेश्वरका बालकहरू होइनन्। अनि मानिस जसले आफ्ना भाइलाई प्रेम गर्दैन उ परमेश्वरको बालक होइन।
- हामीले एक अर्कामा प्रेम गर्नुपर्छ
- 11 यो त्यो शिक्षा हो जो तिमीहरूले शब्देखि नै सुन्दै आएका छौ। हामीले एक-अर्कालाई प्रेम गर्नु पर्छ।
- 12 कथिन* जस्तो नबन, जो शैतानको थियो। कथिनले आफ्नो भाइ हाबिललाई मार्यो। तर कथिनले आफ्नो भाइलाई किन मार्यो? किनभने उनले गरेका कुराहरू गलत थियो अनि तिनका भाइले गरेका कुराहरू असल थियो।
- 13 भाइ अनि बहिनीहरू, जब यस संसारका मानिसहरूले तिमीहरूलाई घृणा गर्छन्, अप्ठ्यारुचकित नबन।
- 14 हामी जान्दछौ कि हामीले मृत्युलाई नाघेर जीवनमा आएका छौं। हामी यो जान्दछौ किनभने हामी ख्रीष्टमा भएका हाम्रा भाइ अनि बहिनीहरूलाई प्रेम गर्छौं। मानिस जसले प्रेम गर्दैन ऊ अझ मृत्युमा छ।
- 15 हरेक मानिस जसले आफ्ना भाइलाई घृणा गर्छ ऊ हत्याारा हो। अनि तिमी जान्दछौ कि कुनै पनि हत्याराको उसमा अन्त जीवन हुँदैन।

* 3:12: कथिन कथिन र हाबिल आदम र हव्वाका छोराहरू थिए। कथिनले हाबिललाई मारेका थिए। हेर्नुहोस उच्यन्ती 4:16

- 16 साँचो प्रेम के हो तयो यसरी हामी जान्दछौं येशूले हाम्रा निम्ति आफ्ना जीवन अर्पण गरे। यसर्थ हामीले हाम्रो जीवन ख्रीष्टमा भएका हाम्रा भाइ-बहिनीहरूका निम्ति अर्पण गर्नुपर्छ।
- 17 कसैसित संसारको धन-सम्पत्ति छ र पनि आफ्ना जाज्य-भाइलाई खाँचोमा परेको देख्दा उनिहरूप्रति आफ्नो मन कठोर पाछै भने परमेश्वरको प्रेमले कसरी त्यसमा बास गर्छ?
- 18 मेरो बालकहरू, हाम्रो प्रेम केवल शब्द अनि बातमा मात्र हुनु हुँदैन। हाम्रो प्रेम साँचो प्रेम हुनुपर्छ। हामीले हाम्रो प्रेम हाम्रो कर्मद्वारा दर्शाउनु पर्छ।
- 19-20 त्यस प्रकारले जान्दछौं कि हामी सत्य मार्गका छौं। अनि जब हाम्रा विवेकले हामीलाई भर्त्सना गर्छ, परमेश्वर समक्ष हामी हाम्रो हृदयलाई पुनः सान्त्वना गराउन सक्छौं। किनभने परमेश्वर हाम्रो विवेक भन्दा महान हुनुहुन्छ। परमेश्वरले सबै कुरा जान्नुहुन्छ।
- 21 मेरा प्रिय मित्रहरू, यदि हाम्रो विवेकले हामीलाई भर्त्सना भने, जब हामी परमेश्वर समक्ष जान्छौं हामी निडर हुनेछौं।
- 22 अनि परमेश्वरले हामीलाई हामीले याचना गरेका कुराहरू दिनु हुन्छ, किनभने हामी परमेश्वरको आदेश पालन गर्छौं अनि परमेश्वर के कुराले खुशी हुनुहुन्छ हामी त्यही गर्छौं।
- 23 यो त्यही हो जो परमेश्वरले आज्ञा गर्नु हुन्छ उहाँका पुत्र येशू ख्रीष्टमा विश्वास गर अनि एक-अर्कामा प्रेम गर। यही उहाँको आदेश हो।
- 24 मानिस जसले परमेश्वरका आदेशहरू पालन गर्छ उ परमेश्वरमा जीवित रहन्छ। अनि परमेश्वर उसमा बसुहुन्छ। परमेश्वर हामीमा हुनुहुन्छ भन्ने हामी कसरी जान्दछौं? हामी आत्मका कारणले जान्दछौं जो परमेश्वरले हामीलाई प्रदान गर्नु भएको छ।

4

झट्टा शिक्षकहरूको विरुद्ध यहन्नाको चेतावनी

- 1 मेरा प्रिय मित्रहरू, अनेक झट्टा आगमवक्ताहरू अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरूलाई जाँच्ने गर कि तिनीहरू परमेश्वरबाट आएका हुन् वा होइन।
- 2 परमेश्वरको आत्मा तिमीहरू कसरी चिन्न सक्छौं? “यस्तो प्रकारले तिमीहरूले परमेश्वरको आत्मा चिन्न सक्छौं। प्रत्येक आत्मा जसले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्छ अनि उनी मानव समा पृथ्वीमा आउनु भयो ऊ परमेश्वरबाट हो।”
- 3 अनि प्रत्येक आत्मा जसले येशूको बारेमा यो स्वीकार्दैन, त्यो परमेश्वरबाट होइन। यो ख्रीष्टको शत्रुको आत्मा हो। तिमीहरूले सुनेका छौ कि ख्रीष्टको शत्रु आउँदछ। अनि अहिले ख्रीष्ट विरोधी यो संसारमा आइसकेको छ।
- 4 मेरा प्रिय बालकहरू, तिमीहरू परमेश्वरका हो। यसर्थ तिमीहरूले झट्टो शिक्षकहरूलाई परास्त गरेका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ।
- 5 अनि ती झट्टो शिक्षकहरू संसारका हुन्। यसैले तिनीहरूको शिक्षा पनि संसारकै हो। अनि तिनीहरू जे भन्छन् संसारले सुन्छ।
- 6 तर हामी परमेश्वरबाट हौं अनि प्रत्येक जसले परमेश्वरलाई चिन्छ, अनि सुन्छ। त्यसरी हामी कुन आत्मा सत्य हो र कुन झट्टो हो चिन्छौं।

प्रेम परमेश्वरबाट आउँछ

- 7 प्रिय मित्रहरू, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ परमेश्वरको बालक भएको हुन्छ अनि परमेश्वरलाई चिन्छ।
- 8 मानिस जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।
- 9 यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौं।
- 10 सत्य प्रेम हाम्रो निम्ति परमेश्वरको प्रेम हो, परमेश्वरको निम्ति हाम्रो प्रेम होइन। परमेश्वरले हामीलाई प्रेम गर्नु भयो अनि जुन माध्यमले हाम्रो पापहरू मोचन गर्न सकिन्छ त्यसका निम्ति आफ्नो पुत्र पठाउनु भयो।
- 11 प्रिय मित्रहरू, जब परमेश्वरले हामीलाई प्रेम गर्नु हुन्छ। हामीले एक अर्कालाई प्रेम गर्नु पर्छ।
- 12 कसैले पनि परमेश्वरलाई कहिल्यै देखेका छैनन्। तर यदि हामीले एक-अर्कालाई प्रेम गर्थौं भने तब परमेश्वर हामीमा रहनुहुन्छ अनि उहाँको प्रेम हामीमा पक्का बनिनेछ।
- 13 हामीलाई थाहा छ कि हामी परमेश्वरमा रहन्छौं अनि परमेश्वर हामीमा रहनु हुन्छ। हामी यो जान्दछौं किनभने परमेश्वरले हामीलाई उहाँको आत्मा प्रदान गर्नु भएको छ।
- 14 हामीले देख्यौ कि पिताले आफ्ना पुत्रलाई संसारको उद्धारकर्ताको समा पठाउनु भयो अनि त्यही कुरा हामी मानिसहरूमा गवाही दिन्छौं।
- 15 यदि कुनै व्यक्तिले भन्छ, “म विश्वास गर्छु कि येशू परमेश्वरका पुत्र हुनुहुन्छ” तब परमेश्वर त्यस व्यक्तिलाई रहनु हुन्छ। अनि त्यो मानिस परमेश्वरमा रहन्छ।
- 16 अनि यसरी परमेश्वरको प्रेम हामीप्रति रहेको जान्दछौं। अनि हामी त्यो प्रेममा विश्वास गर्छौं।
- परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ ऊ परमेश्वरमा रहेको हुन्छ। अनि परमेश्वर त्यस व्यक्तिलाई रहनुहुन्छ।
- 17 यदि हामीमा परमेश्वरको परिपक्व प्रेम भए तब त्यो दिन जब उनी जाँचकोलागि आउनु हुन्छ हामीमा डर रहने छैन कारण यो संसारमा उहाँ हामी जस्तै हुनुहुन्छ।
- 18 जहाँ परमेश्वरको प्रेम हुन्छ त्यहाँ भय हुँदैन। किनभने परमेश्वरको सम्पूर्ण प्रेमले भय हटाइदिन्छ। परमेश्वरको दण्ड नै भयको कारण हो। यसरी जुन व्यक्तिलाई भय रहन्छ तिनमा परमेश्वरको प्रेम सिद्ध भएको हुँदैन।
- 19 हामी प्रेम गर्छौं किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो।
- 20 यदि कसैले भन्छ “म परमेश्वरलाई प्रेम गर्छु” तर आफ्ना भाइ अथवा बहिनीहरूलाई घृणा गर्छ भने त्यो मानिस झट्टो हो। यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ, उसले प्रेम गर्न सक्ने भने परमेश्वर जसलाई उसले कहिल्यै देखेका छैन, कसरी प्रेम गर्न सक्छ?
- 21 अनि परमेश्वरले हामीलाई आदेश दिनु भएको छ मानिस जसले परमेश्वरलाई प्रेम गर्छ उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।

5

परमेश्वरका बालकहरूले संसार जित्छन्

- 1 प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ।
- 2 हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौं? हामी जान्दछौं, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौं अनि हामी उनको आदेशहरू पालन गर्छौं।

- 3 परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरू पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरू हाम्रा निम्ति त्यति कठिन हुँदैन।
- 4 किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विस्तृत विजय गर्ने शक्ति हुन्छ।
- 5 यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा विजय प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।
- परमेश्वरले हामीलाई उहाँको पुत्रको बारेमा भन्नु भयो
- 6 येशू ख्रीष्ट "उही नै" हुनुहुन्छ जो रागत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रागत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो।
- 7 यसर्थ, येशूको विषयमा तीन साक्षीहरू छन्:
- 8 पवित्र आत्मा, पानी अनि रागत। यी तीन साक्षीहरू परीक्षामा सहमत छन्।
- 9 हामी मानिसहरूको साक्षीलाई विश्वास गर्छौं। यसर्थ परमेश्वरले दिएको साक्षी अधिक महत्वपूर्ण छ। किनभने यो परमेश्वरको पुत्रको विषयको साक्षी हो।
- 10 मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफै साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन।
- 11 परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ।
- 12 मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन।
- हाम्रो अनन्त जीवन छ
- 13 तिमीहरू जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरूलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरूले अनन्त जीवन के रहेछ भनी जान्ने छौ।
- 14 अनि हामीमा भरोसा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्।
- 15 हामी जान्दछौं जब हामी परमेश्वरसंग केही विन्ती गर्छौं भने उहाँले हाम्रो बिन्ती सन्नु हुन्छ। यसर्थ, हामी जान्दछौं कि, उहाँसंग हामीले जे पनि मागेका छौं, उहाँले हामीलाई दिनुहुन्छ।
- 16 यदि कुनै व्यक्तिले आफ्नो भाइ अथवा बहिनीले पाप गरेको देख्छ जुन पापले अनन्त मृत्यु पट्टि लान्छ, उसले आफ्नो भाइ अथवा बहिनीकोलागि प्रार्थना गर्नुपर्छ। तब परमेश्वरले तिनीहरूलाई जीवन प्रदान गर्नुहुन्छ। म ती मानिसहरूको बारेमा भनिरहेको छु, जसको पापले तिनीहरूलाई अनन्त जीवन तिर तान्दैन। पाप जसले अनन्त मृत्युतिर लैजान्छ। यो पापको निम्ति प्रार्थना गर भनी म भनिरहेको छैन।
- 17 सबै अधर्म पाप हो, यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन।
- 18 हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहेँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन।
- 19 हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ।
- 20 अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौं। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ।
- 21 यसर्थ प्रिय बालकहरू! तिमीहरू स्वयंलाई झटो देवताहरूबाट टाढा राख।

यूहन्नाको दोस्रो पत्र

- 1 अग्रजबाट अभिवादन।
परमेश्वरद्वारा चुनिएकी स्त्री अनि तिनका बालकहरू प्रति म तिमीहरू, सत्यमा रहेका सबैलाई प्रेम गर्छु। ती सबै, जसले तिमीहरूलाई प्रेम गर्ने सत्यतालाई जान्दछन् तिमीहरूलाई पनि।
- 2 यही प्रेमको कारणले जो हामीमा छ, हामी तिमीहरूलाई प्रेम गर्छौं। त्यो सत्य हामीमा सदा रहनेछ।
- 3 अनुग्रह, कृपा अनि शान्ति, पिता परमेश्वर अनि उनका पुत्र येशू ख्रीष्टको मार्फत हामीसंग हुनेछ। हामी सत्य अनि प्रेमबाट यी आशीर्वाद प्राप्त गर्छौं।
- 4 तिम्रो कोही बालकहरू जो तिनीहरू पिताले हामीलाई दिएको आज्ञा अनुसार सत्यको मार्ग अनुसरण गरिरहेछन् भन्ने जान्न पाउँदा म खुशी भएँ।
- 5 अनि, अब प्रिय महिला, म तिमीलाई भन्छु हामी सबैले एक-अर्कोलाई प्रेम गर्नुपर्छ। यो नयाँ आज्ञा होइन। यो त्यही आज्ञा हो जो हामीसित शुरू देखि नै थियो।
- 6 अनि प्रेम गर्नुको अर्थ उनले हामीलाई दिएको आज्ञा अनुसार रहनु हो। अनि परमेश्वरको आज्ञा यो हो तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ। तिमीले यो आज्ञा श्रद्धेय नै सुन्दै आएको छौ।
- 7 यो संसारमा अनेकौं झट्टो शिक्षकहरू छन्। यी झट्टो शिक्षकहरूले येशू ख्रीष्ट पृथ्वीमा मानवको रूपमा आउनु भएको अस्वीकार गर्छन्। मानिस जो यो कुरा अस्वीकार गर्छ ऊ झट्टो शिक्षक अनि ख्रीष्ट विरोधी हो।
- 8 होशियारी होऊ ताकि पुरस्कार जुन हाम्रो परिश्रमबाट प्राप्त भएको छ त्यो गुमाउने छैनौ, तर तिमीले तिम्रो जन्मै पुरस्कार प्राप्त गर।
- 9 एउटा व्यक्तिले ख्रीष्टको शिक्षा मात्र अनुसरण गर्नुपर्छ। यदि व्यक्तिले ख्रीष्टको शिक्षा परिवर्तन गर्छ भने त्यस व्यक्तिसंग परमेश्वर हुनुहुन्न। तर यदि त्यस व्यक्तिले ख्रीष्टको शिक्षा अनुसरण गरिरहन्छ भने उसकोमा पिता अनि पुत्र दुवै हुन्छन्।
- 10 यदि कुनै मानिस यो शिक्षा बिना तिम्रोमा आँउछ भने तिम्रो घरमा उसलाई नलैजाऊ अथवा त्यसलाई स्वागत नगर।
- 11 यदि तिमीले उसलाई स्वागत गर्यौं भने तिमीले उसको कुकार्यमा सहयोग पुर्याइरहेको हुनेछौ।
- 12 मैले तिमीलाई भन्ने कुरा धेरै छ। तर कागज अनि मर्सीको प्रयोगले म यो गर्न चाहँदैन। बरु म तिमीलाई भेट्न आउने आशा गर्छु अनि आमने-सामने बात गर्छु। त्यसले हामीलाई अति आनन्दित तुल्याउँछ।
- 13 तिम्रो बहिनीका बालकहरूले, जसलाई परमेश्वरले चुन्नु भएको छ, तिमीलाई अभिवादन पठाउँछन्।

यूहन्नाको तेस्रो पत्र

- 1 अग्रजबाट अभिवादन!
मेरा प्रिय मित्र गायस, जसलाई म सत्यमा प्रेम गर्छु।
- 2 मेरा प्रिय मित्र, म जान्दछु तिमी आत्मिक रूपले असल गरिरहेछौ। यसर्थ म प्रार्थना गर्छु कि तिमीमा प्रत्येक कुरो असल भइरहोस् अनि तिप्रो स्वस्थ राम्रो रहोस्।
- 3 ख्रीष्टमा विश्वास रहेका कोही भाइहरू आए अनि तिप्रो जीवनमा रहेको सत्य बताए। तिनीहरूले भने कि तिमीले सत्यको मार्ग अनुसरण गरिरहेका छौ। यसले मलाई अति आनन्दित तुल्यायो।
- 4 जब म मेरा बालकहरू सत्यको बाटोमा हिंडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ।
- 5 मेरा प्रिय मित्र, तिमी ख्रीष्टमा रहेका भाइहरूलाई सहायता गरेर विश्वासयोग्यता देखाइरहेछौ। तिमीले ती अपरिचीत भाइहरूलाई पनि सहयोग गरिरहेछौ।
- 6 यी भाइहरूले तिप्रो प्रेमको बारेमा मण्डलीलाई भने। दया गरि तिनीहरूलाई आफ्नो यात्रा जारी राख्न सहयोग गरिदेऊ। तिनीहरूलाई यस्तो तरिकाले सहयोग गर जसले परमेश्वरलाई खुशी तुल्याउनेछन्।
- 7 यी भाइहरू ख्रीष्टको सेवाकोलागि यात्रामा गए। तिनीहरूले ती मानिसहरूबाट कुनै सहायता स्वीकार गरेनन् जो विश्वासीहरू होइनन्।
- 8 यसर्थ हामीले यस्ता भाइहरूलाई सहयोग प्रदान गर्नुपर्छ। जब हामी तिनीहरूलाई सहयोग गर्छौं, हामी सत्यको निम्ति तिनीहरूले गरेको कार्यमा सहभागी बन्छौं।
- 9 मैले मण्डलीलाई एउटा पत्र लेखें। तर डियोत्रिफसले हामी जे भन्छौ त्यो सुनि रहेको छैन। ऊ सदैव तिनीहरूका नेता बन्न चाहन्छ।
- 10 जब म आउँछु, डियोत्रिफसले के गरिरहेछ त्यसबारे भन्नेछु। उसले ढाँट्छ अनि हाम्रो निन्दा गर्छ। तर उसले यो भन्दा अझ धेरै गर्छ। उसले ती भाइहरूलाई सहायता गर्न अस्वीकार गर्छ। जसले ख्रीष्टको सेवा गरिरहेका छन्। उसले ती मानिसहरू जसले भाइहरूलाई सहयोग गर्न चहान्छन् तिनीहरूलाई पनि वाधा दिन्छ अनि तिनीहरूलाई मण्डलीबाट बाहिर निकाली दिन्छ।
- 11 मेरा प्रिय मित्रहरू! जे नराम्रो छ त्यसको अनुसरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने ऊ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।
- 12 सबै मानिसहरूले डेमेत्रियसको विषयमा असल कुराहरू गर्छन्। अनि त्यो सत्य तिनीहरूले भनेको कुरासित मिल्छ। हामी पनि उसको विषयमा असल कुरा गर्छौं। अनि तिमीहरू जान्दछौ कि हामी जे भन्छौ त्यो सत्य हो।
- 13 मेरो तिमीहरूलाई धेरै कुराहरू भन्ने इच्छा छ। तर म कलम अनि मसी यसकोलागि उपयोग गर्न चाहन्छु।
- 14 म तिमीहरूसित चोडै भेट्ने आशा गर्छु। तब हामी एकसाथ बसेर आमने-सामने बात गर्न सक्छौं।
- 15 तिमीहरूमा शान्ति रहोस्। यहाँ भएका साथीहरूले तिमीहरूलाई अभिवादन जनाएका छन्। त्यहाँ भएका मित्रहरू हरेकलाई हाम्रो अभिवादन सुनाइदिनु।

यहदाको पत्र

1 येशू ख्रीष्टको दास अनि याकूबको एक भाइ, यहदाबाट।
ती सबै मानिसहरू प्रति जो परमेश्वरद्वारा चुम्पिएका छन्। पिता परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरू येशू ख्रीष्टको विश्वासमा सुरक्षित राखिएका छौ।

2 सम्पूर्ण कृपा, शान्ति अनि प्रेम तिमीहरूमा रहोस।

खराब काम गर्ने मानिसहरूलाई परमेश्वरले दण्ड दिनु हुनेछ

3 प्रिय मित्रहरू, म तिमीहरूलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खब्रै इच्छुक भएको छु। म तिमीहरूलाई परमेश्वरले उहाँको पवित्र मानिसहरूलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संड्यर्ष गर्न उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो।

4 कोही मानिसहरू तिमीहरूको समूहमा सुटुक पसेका छन्। तिनीहरूले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अधि, अगमवक्तृहरूले तिनीहरूको विषयमा लेखेका थिए। तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। तिनीहरूले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहेको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरू हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।

5 तिमीहरूले जानिसकेको कुराहरू तिमीहरूलाई स्मरण गराउनमा म सहायता गर्न चाहन्छु याद गर कि प्रभुले मिश्र देशबाट बाहिर ल्याएर उहाँका मानिसहरूलाई बर्चोउनु भयो। तर उहाँले ती सबै मानिसहरूको संहार गर्नु भयो जसले विश्वास गरेनन्।

6 अनि याद गर, ती स्वर्गदूतहरूलाई जो सित अधिकार थियो तर उहाँले राख्न भएन। तिनीहरूले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरूलाई अन्धकारमा राख्न भयो। तिनीहरूलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरूलाई राख्न भयो।

7 सदोम अनि गमोरा शहरहरू अनि वरिपरिका अन्य शहरहरूलाई स्मरण गर। तिनीहरू पनि ती स्वर्गदूतहरू जस्तै हुन्। ती शहरहरू व्यभिचार अनि अ-प्राकृतिक आनन्द मनाइरहेका थिए। तिनीहरूले अनन्त जलनको दण्ड भोग्छन्। तिनीहरूको दण्ड हाम्रो निम्ति उदाहरण हो।

8 ती तिमीहरूका दलमा पसे मानिसहरू पनि त्यही अनुसरण गर्छन्। तिनीहरूलाई तिनीहरूको सपनाले डोर्याएको छ अनि तिनीहरूले स्वयंलाई अनैतिक पारेका छन्। तिनीहरू आफैलाई अनैतिक बनाउँछन्। तिनीहरू परमेश्वरलाई अस्वीकार गर्छन् अनि महिमामय स्वर्गदूतहरूको निन्दा गर्छन्।

9 प्रधान स्वर्गदूत मिखाएलले पनि यसो गरेनन्। मिखाएलले शैतानसंग मोशाको शरीर छ भन्ने कुरामा मानेन। तर मिखाएलले निन्दनीय वचनहरूले शैतानलाई गाली गर्ने अट गरेनन्। यसकारण, मिखाएलले भने, “परमप्रभुले तिमीलाई दण्डित तुल्याउने छन्।”

10 तर ती मानिसहरू जुन कुराहरू आफैले बुझेका छैनन् त्यस बारेमा निन्दनीय शब्दहरू प्रयोग गर्छन्। अनि तिनीहरूले जे बुझ्छन् बुद्धिद्वारा होइन तर लाटा विवेक अनि शून्य पशुले भै बुझ्छन्। अनि यी कुराहरूद्वारा तिनीहरू ध्वंश हुन्छन्।

11 यो तिनीहरूका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरूले कयिन हिँडेको मार्ग अनुसरण गरेका छन्। धन कमाउन तिनीहरू बालामा हिँडेको बाटोमा हिँडिरहेका छन्। तिनीहरू परमेश्वरको विरोधमा कोरह झै लड्छन्। यसर्थ कोरह झै तिनीहरू पनि सड्नेछन्।

12 यी मानिसहरू तिमीहरूको समूह भोजमा भएका फोहोर दागहरू जस्तै हुन्। तिनीहरू तिमीहरूको भोजनमा साथ दिन्छन् अनि निर्भय साथ खान्छन्। तिनीहरू आफ्नै स्वार्थ केन्द्रित गोठालाहरू हुन्। ती वृष्टिहीन मेघहरू हुन्। बतासले तिनीहरूलाई चारैतिर उडाउँछ। तिनीहरू ती बृक्षहरू हुन् जुन समयमा फल दिँदैनन्, अनि भँड्याउ उखेलिन्छन्। यसरी तिनीहरू पूर्णमले मर्छन्।

13 तिनीहरू समूहका भयानक छाल जस्तै हुन्। छालले फिज सुष्टि गर्छ। यी मानिसहरूले, छालले फिज उत्पन्न गरे भै लज्जापूर्ण कुराहरू गर्छन्। यी मानिसहरू ती ताराहरू जस्तै हुन् जो आकाशमा निक्षेय घुम्छन्। तिनीहरूको निम्ति चुक झै कालो ठाँउ सदैवको लागि राखिएको छ।

14 आदमका सातौँ सन्तान हनोकेले तिनीहरूको बारेमा यसो भनेका छन् “हेर, प्रभु उहाँका हजारौँ-हजार पवित्र दूतहरूसंग आउनु हुँदैन।

15 प्रभुले हरेक मानिसको न्याय गर्नु हुनेछ। प्रभु सबै मानिसहरूको न्याय गर्न अनि जो परमेश्वरका विरुद्ध छन्, तिनीहरूलाई दण्ड दिन आउनु हुँदैन। परमेश्वरले तिनीहरूले गरेको परमेश्वर विरोधी जमै कुराहरूको निम्ति तिनीहरू सबैलाई दण्ड दिनुहुनेछ। उहाँले यी पापीहरूलाई, जो परमेश्वरका विरुद्धमा जति कर्णकट्ट कुरा गरे ती सबैको निम्ति दण्ड दिनु हुनेछ।”

16 यी मानिसहरू सदैव विरोध जनाउँछन् अनि अस्को दृष्टि खोज्छन्। तिनीहरूले सदैव तिनीहरूले गर्न चाहेका कुकर्महरू गर्छन्। तिनीहरू आफ्नै गर्व गर्छन्। तिनीहरूले अन्य मानिसहरूको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरू जे चाहन्छन् त्यो प्राप्त गर्नु हो।

चेतावनी अनि कर्तव्य

17 प्रिय मित्रहरू, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर।

18 प्रेरितले तिमीहरूलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरू हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरूले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरू गर्नेछन्।”

19 यी मानिसहरू तिनीहरूका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरूको आत्मा हुँदैन।

20 तर प्रिय मित्रहरू, तिमीहरू स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरूका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर।

21 तिमीहरू स्वयंलाई परमेश्वरको प्रेममा राख। तिमीहरूलाई सदाको निम्ति जीवन प्रदान गर्न उहाँका कृपा सहित प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर।

22 जो मानिसहरू सन्देश गर्छन् तिनीहरूलाई दया देखाऊ। तिमीहरूले कोही मानिसहरूलाई बर्चोउनु आवश्यक छ।

23 तिमीहरू तिनीहरूलाई आगोबाट खोस। तर खब्रै सावधान बन जब तिमी अन्य मानिसहरूलाई सहायता गर्छौ। तिनीहरूका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।

परमेश्वरको स्तुति गर

24 परमेश्वर शक्तिशाली हुनुहुन्छ अनि तिमीहरूलाई पतन हुनबाट जोगाउन सहयोग गर्ने योग्य हुनुहुन्छ। कुनै दोष अनि महा आनन्द बिने उहाँको महिमामय उपस्थिति अधि तिमीलाई ल्याउन योग्य हुनुहुन्छ।

25 उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ जसले हामीलाई बर्चोउनु सक्नुहुन्छ। सबै बितेका समय, अहिले, अनि सदासर्वदा हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत महिमा, महानता, शक्ति अनि अधिकार उहाँका साथ रहन्। आमिन।

यहन्नालाई भएको प्रकाश

यहन्ना यस पुस्तकको विषयमा भन्छन्

- 1 यो येशू ख्रीष्टको अभिमानिस हो। परमस्वले येशूलाई यी कुराहरू, अब चाँडै जे घट्नेवाला छ सो उनका सेवकहरूलाई दर्शाउनका निम्ति प्रदान गर्नुभयो। ख्रीष्टले आफ्ना सेवक यहन्नालाई यी कुराहरू दर्शाउनका निम्ति आफ्ना स्वर्गदूत पठाउनु भयो।
- 2 यहन्नाले आफूले देखेका कुरा भने। यही सत्य हो की येशू ख्रीष्टले तिनलाई भन्नुभयो अनि यो परमस्वरको सन्देश हो।
- 3 त्यो मानिस धन्य हो जसले यो पहिरहेको छ अनि तिनीहरू धन्य हुन् जो यी अगमवाणीको शब्दहरू सुन्दछन् र यही अनुसार कामहरू गरिरहेका छन्। किनभने धेरै समय बाँकी छैन।

यहन्ना येशूका सन्देशहरू मण्डलीहरूलाई लेख्छन्

4 यहन्नाबाट,

एशिया प्रान्तका सातवटा मण्डलीहरूलाई:

अनुग्रह अनि शान्ति रहोस तिमीहरूलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्छ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिंहासन अधिका सात आत्माहरूद्वारा

- 5 अनि विध्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइन भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। येशू नै एकजना हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा पापबाट आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो।
- 6 येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरू बनाउनु भयो। सदाका निम्ति येशूमा महिमा अनि शक्ति रहिरहोस। आमिन।
- 7 हेर, येशू मेघहस्ता आउँदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरूले, ती मानिसहरू जसले घोंचेका थिए तिनीहरूले पनि देखेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरू जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।
- 8 प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा” हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”
- 9 म यहन्ना हुँ अनि म तिमीहरूको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्वोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ।
- 10 परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक दूतो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो।
- 11 त्यो आवाजले भन्यो, “तिमीले जे देखेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरूमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”
- 12 को हो जो मसित बात गर्दैछ भनी हेर्न म पछि फर्किँँ। जब म फर्किँँ, मैले सुनका सातवटा दीप-दानी देखे।
- 13 मैले ती दीप-दानी माझमा कसैलाई देखे जो “मानिसको पुत्र” जस्तै हुनुहुन्छ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेट्टी बाँधिएको थियो।
- 14 तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए।
- 15 तिनका पाउहरू भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाही आएको समयको छालको जस्तो थियो।
- 16 उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए। एउटा दुईपट्टिभर भएको लामो तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।
- 17 जब मैले उहाँलाई देखे, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखेर भन्नुभयो, “भयभित नहोऊ, नडाऊ। म आदि अनि अन्त हुँ।
- 18 म नै एक हुँ जो बाँचेको छु। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसंग मृत्यु र पातालाको साँचोहरू छैन।
- 19 यसर्थ तिमीले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ।
- 20 तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरू अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरूको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरू सातवटा मण्डलीहरू हुन्। ती सातवटा ताराहरू सातवटा मण्डलीका स्वर्गदूतहरू हुन्।”

2

एफिसस को मण्डलीलाई येशूको पत्र

- 1 “एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेख: “तिनी जसले आफ्नो दाहिने हातमा सातवटा ताराहरू लिएका छन् अनि सातवटा सुनौला दीप-दानी माझ हिंड्नेछन्, तिमीहरूलाई यी कुराहरू भनिरहेका छन्।
- 2 “मलाई तिमीहरूको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ अनि थाहा छ कि तिमीहरूले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ। तिमीहरूले तिनीहरूलाई जो आफैं प्रेरितहरू हौं भन्ने दावी गर्छन्, जाँचेका छौ। तिमीहरूले तिनीहरूलाई झुठो पायौ।
- 3 तिमीहरूले लगातार कोशिश गरिरहौ। तिमीहरूले मेरो नाउँका निम्ति दुःख-काष्ट सहौ अनि तिमीहरू यसो गर्नमा थकित भएनौ।
- 4 “तर तिमीहरूको विस्मृ मसंग यस्तो कुरो छ तिमीहरूसित श्रुमा भएको प्रेम तिमीहरूले त्यागेका छौ।
- 5 यसर्थ याद राख, तिमीहरूको पतन हुन अघि तिमीहरू कहाँ थियौ। तिमीहरूको हृदय परिवर्तन गर अनि तिमीहरूले पहिला गरेका कुराहरू गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, म तिमीहरूकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु।
- 6 तर तिमीहरूको पक्षमा केही छ, तिमीहरू निकोलाइटहरूले* गरेका कुरा तिरस्कार गर्छौ। तिनीहरूले जे गर्छन् त्यो म पनि घृणा गर्छु।

* 1:8: अल्फा अनि ओमेगा ग्रीक वर्णमालाको पहिलो अनि अन्तिम अक्षरहरू, जसको अर्थ हुन्छ ‘शुरु’ अनि ‘अन्त’।

* 2:6: निकोलाइटहरू गलत धारणा पहिल्याउने एक धार्मिक समूह। हेर्नुहोस 15 पद पनि।

7 “ऊ जसले सुन्छ आत्माके के भन्नु हुन्छ मण्डलीले सुन्नुपर्छ। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनस्पी स्खको फल खाने अधिकार दिनेछु। यो स्ख परमेस्वरको बगैँचाभा छ।

स्पर्नाको मण्डलीलाई येशूको पत्र

8 “स्पर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरूलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मेरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।

9 “मलाई तिमीहरूको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरू निर्धन छौ। तर वास्तवमा तिमीहरू धनवान् छौ। कोही मानिसहरूले तिमीहरूको विरोधमा भनेको नराफा कुराहरू मलाई थाहा छ। तिमीहरू दावी गर्छन् कि तिनीहरू यद्दीहरू हुन्। तर तिनीहरू साँचो यद्दीहरू होइनन्। तिनीहरू शैतानको सभा-घर हुन्।

10 तिमीहरूले पाउने कष्टहरूमा भयभीत नबन। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरू मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरूले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरूले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरू विश्वासी रह्यौ भने, म तिमीहरूलाई जीवनको मुकुट प्रदान गर्नेछु।

11 “जसले सुन्न सक्छ मण्डलीहरूलाई आत्माके के भनिर हुनुभएकोछ, सुन्नुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोषो मृत्युले चोट पुर्याउने छैन।

पर्गामको मण्डलीलाई येशूको पत्र

12 “पर्गामको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“जोसित लामे दुइधारे तरवार छ, तिमीहरूलाई यी कुराहरू भनिरहेछन्।

13 “मलाई थाहा छ तिमीहरू कहाँ बस्छौ। तिमीहरू त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरू म प्रति विश्वासी छौ। तिमीहरूले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टियास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरूको नगरमा मारियो। तिमीहरूको नगर त्याही हो जहाँ शैतान बस्छ।

14 “तर तिमीहरूका विरुद्ध मेरा केही कुराहरू छन् तिमीहरूको समुदायमा केही मानिसहरू छन् जो बालामको शिक्षा पालन गर्छन्। इसाएलका मानिसहरूलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालाकलाई सिकाए।

15 तिमीहरूको सम्प्रदायमा पनि यस्तै छ। तिमीहरू मात्र निकोलाइट्सको शिक्षा अनुसरण गर्ने मानिसहरू छन्।

16 यसर्थ तिमीहरूको हृदय परिवर्तन गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, मेरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरूसँग लड्न चढिँ तिमीहरूलाई आउनेछु।

17 “जसले सुन्नुसक्छ मण्डलीहरूलाई आत्माके के भन्दै हुनुहुन्छ सुन्नुपर्छ।

“म त्यस विजयलाई प्राप्त गर्ने हरेक व्यक्तिलाई लुकाई राखेको मन्ना दिनेछु। म त्यस व्यक्तिलाई सेतो पत्थर पनि दिनेछु। यो पत्थरमा नयाँ नाउँ लेखिएको छ। त्यो मानिस जसले मात्र त्यो पत्थर पाउँछ, त्यो नयाँ नाउँ जान्नेछ।

थिआटीराको मण्डलीलाई येशूको पत्र

18 “थिआटीराको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“परमेस्वरका पुत्रले यी कुराहरू भन्दैहुनुहुन्छ। उहाँ नै एक हुनु हुन्छ जसका आँखा आगो जस्तै जल्दैछन् अनि पाउ चम्किलो काँसा जस्ता छन्। उनले तिमीहरूलाई जे भन्नु हुन्छ, त्यो यस्तो छ

19 “तिमीहरूले के गरेका छौ मलाई थाहा छ। म तिमीहरूको प्रेम, विश्वास, सेवा अनि धरिजको बारेमा जान्दछु। मलाई थाहा छ तिमीहरूले अहिले शुष्मा जे गरेका थियो त्यो भन्दा अधिक गर्दैछौ।

20 तर तिमीहरू विरुद्ध मसँग यो कुरा छ तिमीहरूले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियो। उसले दावी गर्छ की ऊ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरूलाई आफ्ना शिक्षाद्वारा टाढा लगीरहेकी छे। जिजेबेलले मेरा मानिसहरूलाई यौन पाप गर्न अनि मूर्तिहरू अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे।

21 मैले उसलाई आफ्नो हृदय परिवर्तन गर्ने अनि आफ्नो पापदेखि मुक्त हुने मौका दिएको छु। तर ऊ परिवर्तन हुन चाहँदैन।

22 “यसर्थ म उसलाई शैय्यामा फालिदिनेछु। अनि सबै मानिसहरू, जो उचित व्याभिचार गर्छन्, तिनीहरूले सधैं कष्ट भोग्नेछन् यदि उसको दुष्ट जीवन शैली अनुसरण गर्न नछोडे।

23 म उसको छोरा-छोरीहरूलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरूले, थाहा पाउनेछन् कि म उहाँ हुँ। जसले मानिसहरूका मन अनि हृदय जान्दछ। अनि म तिमीहरूको कर्म अनुसार दिनेछु।

24 “तर थिआटीराका तिमीहरू जस्ता अन्य मानिसहरूले उसको शिक्षा स्वीकार गरेका छैनन्। तिमीहरूले ती कुराहरू जानेका छैनौ जुन तिनीहरू शैतानको रहन रहस्य भनी दावी गर्छन्। म तिमीहरूलाई जे भन्छु त्यो हो म तिमीहरूसँग अरु भारी लदाउने छैन।

25 म नआएसम्म तिमीहरू यही तरीकामा बस।

26 “जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरू गरिरहन्छु म ती प्रत्येकलाई राष्ट्रहस्ताथि अधिकार दिनेछु

27 उसले तिनीहरूसँग अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरू जस्तै टुक्रा-टुक्रा पार्नेछ।†

28 जस्तो मैले मेरा पिताबाट अधिकार पाएँ, म त्यस व्यक्तिलाई दिनेछु, म त्यस व्यक्तिलाई विहानको तारा दिनेछु।

29 जसको सुन्ने कान छ, त्यसले सुनोस् पवित्र आत्माके मण्डलीहरूलाई के भन्नुहुन्छ।

3

सार्डिसको मण्डलीलाई येशूको पत्र

1 “सार्डिसको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“उहाँ जसकोमा सात आत्माहरू अनि सात ताराहरू छन् तिमीहरूलाई यस्तो भनिरहुनु भएकोछ तिमीहरूले गर्दै गरेका कुरा मलाई थाहा छ।

“मानिसहरूले भन्दछन् कि तिमीहरू जीवित छौ। तर वास्तवमा तिमीहरू मृत हो।

2 उहाँ जब तिमीहरूसित केही शेष छ, सम्पूर्ण स्थले मर्न भन्दा स्वयंलाई बलियो तुल्याऊ। मैले यो थाहा पाएँ कि तिमीहरूका कार्यहरू परमेस्वरले इच्छा गर्नुभए छै भएनन्।

† 2:27: हेनुहोस् भजनसंग्रह 2:8-9

3 यसर्थ तिमीहरूले जे प्राप्त गरेका छौं अनि जुन तरिकाले सुन्थौं त्यो याद राख त्यसको पालन गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। तिमीहरू व्यङ्ग्य र उठ नत्र म तिमीहरूकहाँ आउनेछु अनि चोरले जस्तै आन्ध्रयँ चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमीहरूले थाहा पाउने छैनौं।

4 “तर सार्डिसको तिमीहरूसित तिमीहरूको समूहमा कोही मानिसहरू छन् जसले तिनीहरू स्वयंलाई स्वच्छ राखेका छन्। ती मानिसहरू मसित हिँड्नेछन्। तिनीहरूले सेतो वस्त्र पहिरिने छन् किनभने तिनीहरू त्यसका योग्य छन्।

5 हरेक मानिस जसले विजय प्राप्त गर्छ, यी मानिसहरूले जस्तै सेतो वस्त्र लाउनेछ। म त्यस व्यक्तिको नाउँ जीवनको पुस्तकबाट हटाउने छैन। म दावी गर्नेछु कि उ मेरो हो। म यो कुरा मेरा पिता अनि उनका स्वर्गदूतहरूको समक्ष भन्नेछु।

6 हरेक मानिस जसले यी कुराहरू सुन्छ आत्माले मण्डलीहरूलाई जे भनिरहेको छ उसले त्यो सुन्न पर्छ।

फिलाडेल्फियाको मण्डलीलाई येशूको पत्र

7 “फिलाडेल्फियाको मण्डलीलाई यो लेख:

“उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरूलाई यी कुराहरू भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन।

8 “मलाई तिमीहरूले गरेका कुराहरू थाहा छन्। मैले तिमीहरू समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरूको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरूले मेरो उपदेश अनुसरण गरेका छौं। मेरो नाउँ उच्चारण गर्न तिमीहरू डराएका थिएनौं।

9 सुन, त्यहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहदीहरू हुन तर झटो हो। तिनीहरू साँचो यहदीहरू होइनन्। म तिनीहरूलाई तिमीहरू समक्ष आउन अनि तिमीहरूको अघि झुक्न बाध्य गराउनेछु। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरू तिमीहरू नै हो।

10 तिमीहरूले धैर्यपूर्वक मेरो आदेश अनुसरण गर्नु। यसर्थ म तिमीहरूलाई दुख कष्टको समयमा रक्षा गर्नेछु जो सम्पूर्ण संसारको निम्ति आउनु हुनेछ। यो दुख कष्टले पृथ्वीमा बसे मानिसहरूलाई जँच गर्नेछ।

11 “म चाँडे आउँदैछु। तिमीहरू अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरूको मुकुट खोप्ने छैन।

12 मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछैन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिला लोख्छु। त्यो नगर नयाँ येशूले हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिला लेखिदिनेछु।

13 त्यो मानिस जसले यी कुराहरू सुन्छ मण्डलीहरूलाई आत्माले के भनी रहनु भएको छ त्यो सुनुपर्छ।

लाउडिसियाको मण्डलीलाई येशूको पत्र

14 “लाउडिसियाको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“आमिन* एक हुनुहुन्छ जसले तिमीहरूलाई यी कुराहरू भनिरहनु भएको छ। उहाँ विच्चासी अनि साँचो साक्षी हुनुहुन्छ। उहाँ परमेश्वरको सम्पूर्ण सृष्टिका शासक हुन्। उहाँ यसो भन्नु हुन्छ

15 “तिमीहरूले जे गर्छौं म जान्दुछु। तिमीहरू न तातो छौं न चिसो। म इच्छा गर्छु, तिमीहरू न तातो होऊ न चिसो होऊ।

16 तर तिमीहरू केवल मन-तातो छौं, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरूलाई उठेन तयार छु।

17 तिमीहरू दावी गर्छौं तिमीहरू धनवान छौं। तिमीहरू सोच्छौं तिमीहरू सम्पत्तिवान भयौं अनि केही कुरा चाहिँदैन। तर तिमीहरू जान्दैनौं कि तिमीहरू वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नम छौं।

18 म तिमीहरूलाई आगोमा शब्द पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरू साँच्चै धनवान हुन सक्ने छौं। म तिमीहरूलाई यो भन्दैछु। तिमीहरूको लज्जास्पद औं नगना ढाक्नु सेतो वस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरू साँच्चै देख्न सक्नेछौं।

19 “जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरूलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर।

20 म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्कटाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र परेछु अनि म तिनीसंग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।

21 “म हरेक मानिसलाई, जसले विजय प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरे अनि म उनीसित उनको सिंहासनमा बसें।

22 प्रत्येक मानिस, जसले यी कुराहरू सुन्छ, मण्डलीहरूलाई आत्माले जे भनिहेछ, त्यो सुनुपर्छ।”

4

युहन्नाले स्वर्ग देखे

1 तब मैले हेर्ने अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि म तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।”

2 तब आत्माले मलाई नियन्त्रणमा लियो। स्वर्गमा मेरो अघि एउटा सिंहासन थियो। त्यस सिंहासनमा कोही बसिरहेका थिए।

3 उहाँ एक जो सिंहासनमा बस्न भएको थियो, मूच्यवान पत्थर-जास्पर अनि गोमेद जस्तै देखिनु हुन्थ्यो। सिंहासनको वरिपरि पन्ना जस्तै स्पष्ट रङ्ग सहितको इन्द्र-धनुष थियो।

4 सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरू थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरू बसिरहेका थिए। ती अग्रजहरू सेतो लुगामा थिए अनि तिनीहरूका शिरमा सुनको मुकुट थियो।

5 सिंहासनबाट बिजुली चम्किरहेथ्यो अनि गड्गाड-गुडुडको आवाज आइरहेको थियो। सिंहासनको अघि सातवटा दीप बलिरहेका थिए। ती दीपहरू परमेश्वरका सातवटा आत्माहरू हुन्।

6 सिंहासनको अघि काँचका समुद्र झै केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो।

सिंहासनको सामुने अनि प्रत्येक छेउमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरूका अगाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरू थिए।

* 3:14: आमिन यहाँ येशूको नामकोसदृश प्रयोग भएको छ, यसको अर्थ केही सत्य छ भनी एकद्वैत मान्नु हो।

7 पहिलो सजीव बस्तु सिंह जस्तै थियो। दोस्रो गाई जस्तै थियो। तेस्रोको अनुहार मानिसको अनुहार जस्तै थियो। चौथो उडिरहेको गरुड जस्तो थियो।

8 यी प्रत्येक चार सजीव बस्तुहरूका छ वटा पाँखेटाहरू थिए। यी सजीव बस्तुहरूका शरीर भरि, भित्र अनि बाहिर आँखाहरूले भरिएका थिए। तिनीहरू यसो भनिरहन दिन रात रोकिएनन्:

“पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व-शक्तिमान छन्।
उनी सर्वदा थिए, उनी छन् अनि उनी आउंदेछन्।”

9 यी सजीव बस्तुहरूले त्यहाँ “एक” जो सिंहासनमा हुनु हुन्थ्यो, उहाँलाई महिमा, सम्मान अनि धन्यवाद अर्पण गर्छन्। उहाँ एक हुनुहुन्छ जो सदासर्वदा रही रहनु हुन्छ। अनि हरेक समय ती जीवित बस्तुहरू यसो गर्छन्,

10 ती चौबीस जना अग्रजहरू उहाँ एक जो सिंहासनमा बस्छन्, उहाँको अधि शिर झुकाउँछन्। जो सदा-सर्वदा जीवित रहन्छन्, अग्रजहरू उहाँलाई पूजा गर्छन्। अग्रजहरू आफ्ना मुकुट सिंहासन मुनि राख्छन् अनि भन्छन्:

11 “हाम्रा परमप्रभु अनि परमेश्वर!

तपाईंलाई महिमा, सम्मान अनि शक्ति प्राप्त गर्न योग्य हुनुहुन्छ।

तपाईंले सबै बस्तुहरू सृष्टि गर्नु भयो।

हरेक बस्तुको अस्तित्व छ अनि ती सृष्टि भएका छन्, किनभने तपाईंले यस्तो चाहानु भएको छ।”

5

1 तब मैले जो सिंहासनमा विराजमान हुनु हुन्थ्यो उहाँको दाहिने हातमा एक मूढा बेहेको चर्म पत्र देखें। त्यो बेहेको पत्रको दुवै पट्टि केही लेखिएको थियो। त्यो बेहेको पत्र सातवटा मोहरले बन्द गरिएको थियो।

2 अनि मैले एक शक्तिशाली स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा भन्यो, “यसको मोहर फुटाएर यो बेहेको चर्मपत्र खोलनु योग्य को छ?”

3 तर स्वर्गमा, पृथ्वीमाथि वा पृथ्वी मुनि कोही पनि थिएन जसले त्यो बेहेको चर्म-पत्र खोल्न वा भित्र हेर्न सक्थ्यो।

4 म सधैं रोएँ किनभने त्यो बेहेको चर्मपत्र खोल्ने वा हेर्ने कोही थिएन।

5 तर अग्रजहरू मध्ये एक जनाले मलाई भने, “नरोऊ! यहदाका परिवार सम्हबाट सिंहले विजय प्राप्त गर्‍यो। उनी दाऊदका सन्तान हुनुहुन्छ। उहाँ त्यो बेहेको चर्मपत्र अनि त्यसका सातवटा मोहर खोल्ने योग्यको हुनुहुन्छ।”

6 तब मैले ती चार सजीव वस्तुहरू अग्रजहरूले वरिपरि घेरिएको सिंहासनको अगाडी एउटा भेंडाको पाठो उभिरहेको देखें। त्यो भेंडाको पाठा मारिएको थुमा जस्तो देखिन्थ्यो। त्यसका सातवटा सीङ अनि सातवटा आँखहरू थिए, यी परमेश्वरका सात-आत्महरू हुन् जो सम्पूर्ण संसारमा पठाइएका थिए।

7 तो भेंडाको पाठो आयो अनि जो सिंहासनमा बसिरहेका थिए तिनको दाहिने हातबाट त्यो बेहेको पत्र लियो।

8 जब भेंडाको पाठोले त्यो बेहेको पत्र लियो ती चार सजीव पशुहरू अनि चौबीस जना अग्रजहरू भेंडाको पाठोको समक्ष निहुरिए। तिनीहरू प्रत्येकसिन वीणा अनि सुनौलो धूप-दानी थियो। यी सुनौलो धूप पात्रहरू परमेश्वरका पवित्र-मानिसको प्रार्थना हुन्।

9 अनि तिनीहरू सबैले भेंडाको पाठोको लागि एउटा नयाँ गीत गाए:

“तिमी त्यो बेहेको चर्मपत्र लिन

अनि त्यसको मोहर खोल्न योग्य छौ,

किनभने तिमी मारिएका थियो,

अनि तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति

हरेक जाति, भाषा, कुल अनि राष्ट्रबाट मानिसहरूलाई किन्यौ।

10 यी मानिसहरूलाई तिमीले राज्यको सम् दियो अनि, तिमीले यी मानिसहरूलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरू बनायो।

अनि तिनीहरूले पृथ्वीमाथि शासन गर्नेछन्।”

11 तब मैले हेरेँ, अनि मैले धेरै स्वर्गदूतहरूको आवाज सुनेँ। ती स्वर्गदूतहरू सिंहासनको ती चार सजीव वस्तुहरूको, अनि ती अग्रजहरूको वरिपरि थिए। त्यहाँ हजारौँ स्वर्गदूतहरू थिए-त्यहाँ दशहजार स्वर्गदूतहरू थिए।

12 ती स्वर्गदूतहरूले ठूलो स्वरमा भने:

“त्यो भेंडाको पाठा जसलाई मारियो, उनैलाई शक्ति, सम्पत्ति, ज्ञान अनि पराक्रम,
उहाँ सम्मान, महिमा अनि प्रशंसा पाउन योग्यको हुनुहुन्छ।”

13 तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मुनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरूलाई भन्दै गरेको सुनेँ। मैले तिनीहरू सबैले यो भनेको सुनेँ,

“उहाँ एक जो सिंहासनमा बसु भएकोछ, उहाँ अनि भेंडाको पाठाप्रति,
सम्पूर्ण स्तुति अनि सम्मान अनि गौरव अनि शक्ति सदा-सर्वदा रहनु।”

14 ती चार सजीव वस्तुहरूले भने, “आमिन!” अनि अग्रजहरूले घुँडा टेके र आराधना गरे।

6

भेंडाको पाटोले चर्म-पत्र खोल्दछन्

- 1 तब, भेंडाको पाटोले सातवटा मोहर मध्ये पाहिलो मोहर खोलेको बेला मैले हेरेँ। मैले ती चार सजीव वस्तुहरू मध्ये एक बस्तु गर्जनको जस्तै आवाजमा बोलेको सुने, “आऊ”।
- 2 अनि मैले देखेँ त्यहाँ मेरो अधि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अधि बढे।
- 3 भेंडाको पाटोले दोस्रो मोहर खोल्थो। तब मैले दोस्रो सजीव वस्तुले “आऊ” भनेको सुने।
- 4 तब अर्को घोडा बाहिर आयो। त्यो रातो घोडा थियो। त्यो घोड-सवारलाई पृथ्वीदिखि शान्ति उठाएर लाने अनि मानिसहरूलाई एक-अर्कामा हत्या गराउने अधिकार प्रदान गरियो। त्यस घोड-सवारलाई एक विशाल तरवार दिइयो।
- 5 त्यो भेंडाको पाटोले तेस्रो मोहर खोल्थो। तब मैले तेस्रो सजीव वस्तुले “आऊ” भनेको सुने। मैले हेरे, अनि त्यहाँ कालो घोडा थियो। घोड-सवारले आफ्नो हातमा एक जोर तराजु लिएको थियो।
- 6 तब मैले केही आवाज जस्तै सुने। त्यो स्वर ती चार सजीव वस्तुहरू भएको स्थानबाट आएको थियो। त्यो आवाजले भन्यो, “एक दिनको पारिश्रमिक एक किलो गहुँ अनि एक दिनको पारिश्रमिक तीन किलो जौ, तर तेल अनि दाखरस नष्ट नपर्नु।”
- 7 त्यो भेंडाको पाटोले चौथो मोहर खोल्थो। तब मैले चौथो सजीव वस्तुले “आऊ” भनेको सुने।
- 8 मैले हेरेँ अनि त्यहाँ मेरो अधि पहिलो रङ्गको घोडा थियो। त्यो घोडसवार मृत्यु थियो। उसको पछि पाताल लोकले फछ्याइरहेथ्यो। तिनीहरूलाई एक-चौथाइ पृथ्वीमाथि तरवार, अकाल, महामारी अनि पृथ्वीका जङ्गली पशुहरूद्वारा मानिसहरूलाई मार्ने अधिकार दिइएको थियो।
- 9 त्यो भेंडाको पाटोले पाँचौँ मोहर खोल्थो। तब मैले वेदी मूनि केही आत्माहरू देखेँ। ती आत्माहरू ती मारिएका मानिसहरूका थिए किनभने तिनीहरू परमेश्वरको सन्देश अनि तिनीहरूले प्राप्त गरेको सत्याप्रति विश्वासी थिए।
- 10 यी आत्माहरूले ठूलो स्वरमा कराए, “पवित्र अनि सत्य परमप्रभु, हाम्रो हत्या गरेकोमा पृथ्वीका मानिसहरूको न्याय गर्नमा अनि उनीहरूलाई दण्ड दिनुमा कति लामो समय पंखिरहनु हुन्छ?”
- 11 त्यसपछि ती आत्माहरू प्रत्येकलाई सेतो पोशाक दिइयो। तिनीहरूलाई केही समय प्रतीक्षा गर्नु भनियो। तिनीहरूका अझ कोही भाइहरू जसलाई तिनीहरू जस्तै मारिनु थियो ख्रीष्टका सेवामा तिनीहरूसित थिए। ती आत्माहरूलाई यो मार्ने काम पुरा नभए सम्म प्रतीक्षा गर्नु भनियो।
- 12 तब, त्यो भेंडाको पाटोले छैटौँ मोहर खोल्थो। त्यहाँ डरलाग्दो भँडैचालो गयो। सूर्य, केशले बनिएको वस्त्र जस्तै कालो भयो। चन्द्रमा पूर्ण रगत जस्तै रातो भइहाल्यो।
- 13 आकाशका ताराहरू, तेज हावाले नेभाराको स्रजबाट नेभाराहरू झरे जस्तै पृथ्वीमा भरे।
- 14 आकाश पत्र बेहिए झैं हरियो। अनि हरेक पर्वत अनि द्वीप आफ्ना ठाउँबाट सरे।
- 15 तब समस्त मानिसहरू गुफाहरूमा अनि पर्वतका चटानहरूमुनि लुके। त्यहाँ संसारका राजाहरू, शासकहरू, सेनाध्यक्षहरू, अनि शक्ति सम्पन्न मानिसहरू थिए। हरेक मानिस, दास अनि मृतक सबैले स्वयंलाई लुकाए।
- 16 मानिसहरूले पर्वत अनि चटानहरूलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडाको पाटाको क्रोधबाट बचाऊ।
- 17 तिनीहरूको क्रोध दिवस आईपुग्यो अनि यसको विस्मृता को उभिन सक्छ?”

7

इसाएलका एकलाख चवालीस हजार मानिसहरू

- 1 यो घटना पछि मैले चारवटा स्वर्गदूतहरूलाई पृथ्वीका चारकुनामा उभिएको देखेँ। ती स्वर्गदूतहरूले वायुलाई भूमिमा वा समुद्रमा वा कुनै बृक्षमा वहनदेखि रोक्नुको लागि पृथ्वीका चारै वायुलाई समातिरहेका थिए।
 - 2 त्यसपछि मैले अर्को स्वर्गदूतलाई पूर्वबाट आइरहेको देखेँ। त्यो स्वर्गदूतको साथमा सजीव परमेश्वरको मोहर थियो। त्यो स्वर्गदूतले ठूलो स्वरमा ती चार स्वर्गदूतहरूलाई बोलाए। ती चार स्वर्गदूतहरू ती थिए जसलाई परमेश्वरले पृथ्वी अनि समुद्रलाई चोट पुर्याउने शक्ति दिनु भएको थियो। त्यो स्वर्गदूतले ती चार स्वर्गदूतहरूलाई भने,
 - 3 “भूमि वा समुद्र वा बृक्षहरूलाई, हाम्रा परमेश्वरको सेवा गर्ने मानिसहरूको निधारमा हामीले चिन्ह नलगाउन्जेल चोट नपुर्याऊ।”
 - 4 तब मैले, कति जना मानिसहरूलाई चिन्हित गरियो, त्यो सुने। त्यहाँ एकलाख चवालीस हजार थिए। तिनीहरू इसाएलका मानिसहरूको हरेक कुल समूहबाट थिए:
 - 5 यहूदाको कुल समूहबाट #12,000
 - स्बेनको कुल समूहबाट #12,000
 - गादको कुल समूहबाट #12,000
 - 6 आशेरको कुल समूहबाट #12,000
 - नमालीको कुल समूहबाट #12,000
 - मनश्शेको कुल समूहबाट #12,000
 - 7 शिमियोनको कुल समूहबाट #12,000
 - लेवीको कुल समूहबाट #12,000
 - इस्साखारको कुल समूहबाट #12,000
 - 8 जबलूनको कुल समूहबाट #12,000
 - यसुफको कुल समूहबाट #12,000
 - बेन्यामीनको कुल समूहबाट #12,000
- विशाल भीड
- 9 त्यसपछि मैले हेरेँ, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरू थिए। तिनीहरू पृथ्वीका हरेक राष्ट्र, जाति, कुल अनि विभिन्न भाषाका मानिसहरू थिए। तिनीहरू सिंहासन अनि भेंडाको पाटा सामून्ने उभिरहेका थिए। तिनीहरू सबै सेतो पोशाकमा थिए अनि तिनीहरूका हातमा खजुरका हाँगा थिए।
 - 10 तिनीहरू ठूलो स्वरमा कराए, “हाम्रा परमेश्वर जो सिंहासनमा विराजमान हुनुहुन्छ अनि भेंडाको पाटाको हाँगा होस।”

- 11 अग्रजहरू अनि ती चार सजीव वस्तुहरू त्यहाँ थिए। सबै स्वर्गदूतहरू तिनीहरूको अधि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरूले सिंहासनको अधि घुँडा टेके अनि परमेश्वरको उपासना गरे।
- 12 तिनीहरूले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाफ्रा परमेश्वरलाई रहोस्। आमिन।”
- 13 तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरू को हुन्? तिनीहरू कहाँबाट आएका हुन्?”
- 14 मैले उत्तर दिएँ, “महाशय, तपाईंले चिन्नुहुन्छ।”
- अनि अग्रजले भने, “यी ती मानिसहरू हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरूले भेंडाको रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरू शुद्ध अनि सेता भएका छन्।
- 15 यसर्थ अहिले यी मानिसहरू परमेश्वरको सिंहासनको सामुन्ने छन्। तिनीहरू दिन रात परमेश्वरको उपासना उहाँको मन्दिरमा गर्छन्। अनि उनी एक, जो सिंहासनमा बस्छन् तिनीहरूलाई रक्षा गर्नेछन्।
- 16 तिनीहरूले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरू फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरूलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरूलाई गर्मिले पोल्ने छैन।
- 17 सिंहासनको माझमा भएको भेंडाको पाठा तिनीहरूको गोठालो हुनुहुनेछ। उनले तिनीहरूलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरूका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”

8

सातौँ मोहर

- 1 भेंडाको पाठाले सातौँ मोहर खोल्थ्यो। तब प्रायः आधा घण्टासम्म स्वर्गमा शून्यता छाथ्यो।
- 2 अनि मैले देखें सात स्वर्गदूतहरूलाई जो परमेश्वरको सामुन्ने उभिएका थिए। तिनीहरूलाई सातवटा तुरही दिइयो।
- 3 अर्को स्वर्गदूत आयो अनि वेदीमा उभियो। त्यो स्वर्गदूतसित सुनौलो धूप-दानी थियो। त्यो स्वर्गदूतलाई परमेश्वरका समस्त पवित्र मानिसहरूको प्रार्थनासहित अर्पण गर्नका निम्ति धैरे धूप दिइयो। त्यो स्वर्गदूतले यो भेटी सिंहासन अधिको सुनौलो वेदीमा राखे।
- 4 धूपको धुवाँ स्वर्गदूतको हातबाट उँभो उठेर परमेश्वरकहाँ गयो। त्यो धुवाँ परमेश्वरका मानिसहरूको प्रार्थनासितै उँभो गयो।
- 5 त्यसपछि स्वर्गदूतले वेदीको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी बेदिको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी पृथ्वीमा फर्काए। तब त्यहाँ बिजुली चम्क्यो, गर्जनको आवाजहरू आयो अनि भूईँचालो गयो।

सात स्वर्गदूतहरूले तुरही बजाए

- 6 तब सात तुरही साहितका ती सात-स्वर्गदूतहरू आफ्ना तुरहीहरू बजाउन तयार भए।
- 7 पहिलो स्वर्गदूतले तुरही बजाए। तब रगत मिसिएको असिना अनि आगो पृथ्वीमा झर्‍यो अनि पृथ्वीको एक-तिहाइ अंश अनि सबै हरिया घाँसहरू अनि एक-तिहाइ स्खहरू जले।
- 8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब आगोले जलेका पहाड जस्तै केही समुद्र तर्फ फर्कायो। अनि समुद्रको एक-तिहाइ अंश रगत बन्यो।
- 9 अनि एक-तिहाइ समुद्रका प्राणीहरू मरे, अनि एक-तिहाइ जहाजहरू नष्ट भए।
- 10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब, राँको बलेको जस्तो एक विशाल तारा आकाशबाट झर्‍यो। त्यो तारा एक-तिहाइ अंश नदीहरू अनि पानीको मुलमा खस्यो।
- 11 त्यो ताराको नाउँ “नागादौना” थियो। अनि सबै एक तिहाइ अंश पानी तितो भयो। त्यो तितो पानी पिएर धैरे मानिसहरू मरे।
- 12 चौथो स्वर्गदूतले आफ्ना तुरही बजाए। तब एक-तिहाइ अंश सूर्य, एक-तिहाइ अंश चन्द्रमा अनि एक-तिहाइ अंश ताराहस्माथि प्रहार भयो। ती जामैको एक तिहाइ अंश अँध्यारो भयो। दिन अनि रातको पनि एक तिहाइ अंश प्रकाशरहित भयो।
- 13 जस म हेर्दै थिएँ मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वप्ना भन्यो, “कष्ट, कष्ट, मानिसहरूलाई जो पृथ्वीमा बस्छन्, तिनीहरूलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरूले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।”

9

पाँचौँ तुरही बज्छ

- 1 पाँचौँ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ।
- 2 अतुलनीय खाल्डोतिर जाने प्वाल उसले खोल्थ्यो। भट्टीबाट निस्के जस्तै धुँवा त्यस प्वालबाट निस्कँदै थियो अनि त्यसले गर्दा घाम र आकास अँध्यारो भयो।
- 3 तब त्यो धुँवाबाट सलहहरू पृथ्वीतिर आए। तिनीहरूलाई विच्छीहरूले जस्तै चिल्ले शक्ति दिइएको थियो।
- 4 ती सलहहरूलाई पृथ्वीको घाँस, वा कुनै पोथ्रा वा बृक्षलाई हानी नपुर्याउनु भनिएको थियो। तिनीहरूले ती मानिसहरूलाई मात्र हानी पुर्याउन सक्थे जसको निधारमा परमेश्वरको चिन्ह अङ्कीत थिएन।
- 5 ती सलहहरूलाई, मानिसहरूलाई पाँच महीनासम्म कष्ट दिने शक्ति दिइएको थियो। तर ती सलहहरूलाई मानिसहरूलाई मार्न अधिकार दिइएको थिएन। अनि त्यो कष्ट मानिसहरूले अनुभव गरे जुन कुनै मानिसलाई बिच्छीले चिल्ले जस्तै थियो।
- 6 ती दिनहरूमा मानिसहरू मर्ने उपाय खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन्। तिनीहरू मर्न चाहन्छन् तर मृत्यु तिनीहरूदेखि लुक्नेछ।
- 7 ती सलहहरू युद्धका निम्ति तयार गरिएका घोडाहरू जस्तै देखिन्थे। तिनीहरूको शिरमा तिनीहरूले सुनको मुकुटहरू जस्तै देखिने लगाएका थिए। तिनीहरूको अनुहार मानवको जस्तै देखिन्थ्यो।
- 8 तिनीहरूको केश श्रीहरूको केश जस्तै थियो। तिनीहरूका दाँत सिंहका जस्तै थिए।
- 9 तिनीहरूका छाती फलामका कवच जस्तै देखिन्थे। तिनीहरूको पँछेटाले उत्पन्न गरेको आवाज युद्धतर्फ हतारिएका धैरे रथहरूले उत्पन्न गरेको आवाज जस्तै थिए।
- 10 ती सलहहरूको पुच्छर बिच्छीका जस्ता खिलहरू भएका थिए। मानिसहरूलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरूको पुच्छरमा थियो।

11 ती सलहहस्का राजा थियो। त्यो राजा अतल खाडलको स्वर्गदूत थियो। हिब्रू भाषामा उसको नाउँ एबिद्योन* थियो। यूनानी भाषामा त्यसको नाउँ अपोल्लियोन थियो।

12 पहिलो महाकष्ट पार भयो। अझ दुइ अन्य महाविपतहरू आउनेछ।

छैठौँ तुरही बज्यो

13 छैटौँ स्वर्गदूतले उसको तुरही बजायो। तब परमेश्वरको समक्ष सुनौलो बेदीमा भएको सीङबाट आएको स्वर मैले सुनें।

14 त्यो आवाजले छैटौँ स्वर्गदूत, जोसित तुरही थियो त्यसलाई भन्यो, “ती चार स्वर्गदूतहरूलाई मुक्त गर जो महानदी यफ्रेटिसमा बाँधिएका छन्।”

15 यी चार स्वर्गदूतहरूलाई यस घडी, दिन, महीना अनि वर्षको निम्ति तयार राखिएका थिए। यी स्वर्गदूतहरूलाई पृथ्वीमा भएका एक तिहाइ सबै मानिसहरूलाई मार्न भनी मुक्त गरिए।

16 मैले सुनें तिनीहरूको सेनामा घोड-सवार सैनिक कतिजना थिए। त्यहाँ बीस करोड थिए।

17 मेरो दिव्य दृष्टिमा मैले घोडाहरू अनि घोड-सवारहरूलाई देखें। तिनीहरू यस्ता देखिन्थे तिनीहरूका कवचहरू आगो जस्ता थिए जो रातो, गाढा नीलो अनि गन्धक झैँ पहेंलो थियो। घोडाका शिरहरू सिंहका शिरहरू जस्तै देखिन्थे। घोडाहरूको मुखबाट आगो, धुवौँ अनि गन्धक निस्किरहेथ्यो।

18 पृथ्वीका सम्पूर्ण मानिसहरूका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरू आगो, धुवौँ अनि गन्धकद्वारा मारिए।

19 ती घोडाहरूका शक्ति तिनीहरूको मुख अनि पुच्छरमा थियो। तिनीहरूको पुच्छर सर्प जस्तै थियो जसको टाउकाहरूले मानिसहरूलाई डसे अनि घात पुर्याउनको लागि थियो।

20 पृथ्वीका अन्य मानिसहरू बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरूले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरूले आफ्नै हातले निर्माण गरेका कुराहरूबाट तिनीहरूले मुख फर्काएनन्। तिनीहरूले दानवहरू अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँड्न सक्तेनन्, पूजा गर्न छाडेनन्।

21 यी मानिसहरूले आफ्ना हृदय अनि जीवन परिवर्तन गरेनन् अनि अरु मानिसहरूलाई मार्न छाडेनन्, तिनीहरू आफ्ना जादु-टुनामुना, आफ्ना यौन-पाप, चोरी कमदेखि पर सेरेनन्।

10

स्वर्गदूत अनि सानो पुस्तिका

1 तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरू आगोको स्तम्भहरू जस्ता थिए।

2 त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो। त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देखे खुट्टा भूमिमा राखेको थियो।

3 त्यो स्वर्गदूत सिंह गर्जेको जस्तो ठूलो स्वरले करायो। स्वर्गदूत कराए पछि, सात-गर्जनले पनि बोल्यो।

4 ती सात गर्जनले बोले, अनि मैले लेख्न शुरू गरें। तर, तब मैले स्वर्गबाट आएको स्वर सुनें। त्यो स्वरले भन्यो, “ती सात गर्जनले भनेका कुरा नलेख। तिनीहरूलाई गुप्त राख।”

5 तब, मैले समुद्र अनि भूमिमा पाउ राख्ने स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उठाएको देखें।

6 त्यो स्वर्गदूतले, उहाँ एक जो सदसर्वदा रहनु हुन्छ, उहाँको शक्तिद्वारा प्रतिज्ञा गर्थो। उहाँ नै एक हुनुहुन्छ जसले आकाश अनि त्यसमा देखिएका सबै कुरा सृष्टि गर्नुभयो। उहाँले पृथ्वी अनि यसमा भएका सबै कुरा सृष्टि गर्नु भयो अनि उहाँले समुद्र अनि त्यसमा देखिएका सबै सृष्टि गर्नुभयो। त्यो स्वर्गदूतले भन्यो, “अब अधिक प्रतिज्ञा हुने छैन।

7 ती दिनहरूमा जब सातौँ स्वर्गदूत आफ्नो तुरही फुक्न तयार हुन्छ, परमेश्वरका गुप्त योजना पूर्ण हुनेछन्। यो योजना, परमेश्वरले आफ्ना सेवकहरूलाई भनेको सुसमाचार हो, जो अगमवक्ताहरू हुन्।”

8 तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, “जाऊ अनि त्यो खुल्ला पुस्तिका लेऊ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ।”

9 यसर्थ म त्यो स्वर्गदूतकहाँ गएँ अनि त्यो सानो बेहेको पुस्तिका मलाई दिनु भनी माँगेँ। त्यो स्वर्गदूतले मलाई भन्यो, “यो सानो पुस्तिका लेऊ अनि यसलाई खाऊ। तिम्रो भुँडीमा यो अमिलो हुनेछ। तर तिम्रो मुखमा यो मह जस्तो मीठो हुनेछ।”

10 यसर्थ मैले स्वर्गदूतको हातबाट त्यो सानो बेहेको पुस्तिका लिएँ अनि मैले त्यो खाँएँ। मेरो मुखमा त्यो मह जस्तो मीठो भयो। तर मैले त्यो खाई सके पछि त्यसको स्वाद भुँडीमा अमिलो भयो।

11 तब मलाई भनियो, “तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरू, अनेक भाषाहरू अनि राजाहरूको बारेमा अगमवाणी गर्नु पर्छ।”

11

दुई साक्षीहरू

1 त्यसपछि मलाई नाम्ने टण्ड जस्तै एउटा टेक्ने लठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरूको संख्या गन्ती गर।

2 तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहदीहरूलाई दिइएको छ। तिनीहरू बयालीस महीनासम्म पवित्र नगरमा पाइताला टटाएर हिँडनेछन्।

3 अनि म मेरा दुइ साक्षीहरूलाई अधिकार दिनेछु। अनि तिनीहरूले एकहजार दुईसय साठी दिन अगमवाणी गर्नेछन्। तिनीहरूले पशुको भुल्लाको वस्त्र पहिरिका हुनेछन्।”

4 यी दुई साक्षीहरू दुई भद्राक्षका बुक्षहरू हुन् अनि दुई दीप-दानी जो पृथ्वीका परमप्रभु अघि खडा छन्।

5 यदि कुनै मानिसले ती साक्षीहरूलाई घात गर्ने प्रयास गरे ती साक्षीहरूका मुखबाट आगो निस्कनेछ अनि आफ्ना शत्रुलाई मार्नेछन्। कुनै मानिस जसले तिनीहरूलाई घात पुर्याउने चेष्टा गर्छ, यसै प्रकारले मारिनेछ।

* 9:11: एबिद्योन हिब्रू नाम हो यसको अर्थ “मृत्यु” अथवा “नष्टहुनु” भन्ने बुझाउँछ। हेनुहोस् अय्यूब 26:6; भजनसंग्रह 88:11

6 यी साक्षीहसित, तिनीहस्ले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहसित हेरक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहस्ले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्।

7 जब ती दुई साक्षीहस्ले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहस्को विस्द्व लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहस् सबैलाई जित्नेछ अनि तिनीहस्लाई मार्नेछ।

8 ती दुई साक्षीहस्को शरीर महान्-नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिमदेश हो। नगरका यी नाउँहस्मा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो।

9 हेरक वंश, जाति, भाषा अनि राष्ट्रका मानिसहस्ले साढे तीन दिनसम्म ती दुई साक्षीहस्को शवलाई देख्नेछन्। तिनीहस्लाई गाढ्न मानिसहस्ले अस्वीकार गर्नेछन्।

10 किनभने यी दुई मेरेकोमा पृथ्वीका बासिन्दाहरू खुशी हुनेछन्। तिनीहस् भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुई अगमवक्ताहस्ले पृथ्वीमा बस्ने मानिसहस्मा अनेक यातना दिए।

11 तर साँढे तीन दिनपछि परमेश्वरले ती दुई अगमवक्ताहस्मा परमेश्वरबाटको जीवन हाली दिनुभयो। तिनीहस् आफ्ना खुट्टामा उभिए। सबै मानिसहरू जसले तिनीहस्लाई देखे खबै डराए।

12 तब ती अगमवक्ताहस्ले स्वर्गबाट ठूलो आवाज सुने, “यहाँ माथि आऊ।” अनि ती दुई अगमवक्ताहरू बादलमा माथि स्वर्ग गए। तिनीहस्का शत्रुहस्ले तिनीहस्लाई माथि गएको देखे।

13 त्यसैबेला त्यहाँ ठूलो भूईँचालो गयो। शहरको दशौं भाग नष्ट भयो। अनि सात हजार मानिसहरू त्यस भूईँचालोमा मरे। मानिसहरू जो मेरेन तिनीहस् अत्यन्त भयभीत थिए। तिनीहस्ले स्वर्गका परमेश्वरलाई महिमा गरे।

14 दोस्रो विपत्ती पूर्ण भयो। तेस्रो विपत्ती चाँडै आइरहेछ।

सातौं तुरही बज्यो

15 सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरू भयो। आवाजहस्ले भने,

“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ।

अनि उहाँले सदा-सर्वदा शासन गर्नेछन्।”

16 तब ती चौबीस धर्म-गुरूहस्ले शिर झुकाए अनि परमेश्वरको आराधान गरे। तिनीहरू ती धर्म-गुरूहस् हुन् जो परमेश्वरको सामुन्ने आफ्ना सिंहासनमा बस्छन्।

17 ती अग्रजहस्ले भने,

“प्रभु परमेश्वर, जो सर्व-शक्तिमान हुनुहुन्छ, हामी तपाईंलाई धन्यवाद चढाउँछौं।

तपाईं नै एक हुनुहुन्छ, जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो।

हामी तपाईंलाई धन्यवाद दिन्छौं किनभने तपाईंले आफ्नो महान-शक्ति लिनुभयो अनि शासन गर्नु शुरू गर्नुभयो।

18 संसारका राष्ट्रहरू क्रोधित थिए,

तर अब तपाईंको क्रोधित हुने समय हो।

अब, मृत मानिसहस्को न्याय गर्ने समय हो।

अब, तपाईंका सेवकहरू अनि अगमवक्ताहस्लाई पुरस्कृत गर्ने समय हो,

अनि तपाईंको पवित्र मानिसहस्लाई पुरस्कृत गर्ने समय हो,

ती ठूलो अनि साना मानिसहरू जो तपाईंलाई सम्मान गर्छन्।

यो ती मानिसहस्लाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।”

19 त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहस्लाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली चम्क्यो, हल्ला भयो, गर्जन भयो, भूईँचालो आयो अनि धेरै असीना पर्यो।

12

श्री अनि विशाल सर्प

1 त्यसपछि स्वर्गमा एक आश्चर्यजनक चिन्ह देखापर्यो। त्यहाँ एक श्री थिइन् जसले सूर्य पहिरिहेकी थिइन्। चन्द्रमा उसको पाउ मूनि थियो। उसको शिरमा बाइबटा तारा लगाइएको मुकुट थियो।

2 ती श्री गर्भवती थिइन्। तिनी पीढाले कराइन् किनभने तिनी बालकलाई जन्म दिने अवस्थामा थिइन्।

3 त्यसपछि स्वर्गमा अर्को संकेत देखा पर्यो। त्यहाँ एक विशाल रातो सर्प थियो। त्यो विशाल सर्पको सातवटा शिर र दशवटा सिंग थियो। त्यसको शिरमा सातवटा मुकुटहरू थियो।

4 त्यो विशाल सर्पको पुच्छरले आकाशको ताराहरूको एक तिहाई अंश सोहोरै पृथ्वीमा खसालि दियो। त्यो विशाल सर्प त्यस श्रीको सामुन्ने खडा थियो जो श्री बालक जन्म दिन तयार थिइन्। त्यो सर्प त्यस श्रीको बालक जन्मने बित्तिकै त्यसलाई खान चाहन्थ्यो।

5 त्यो श्रीले छोरो एक पुस्र बालकलाई जन्माइन्। उसले फलामको छडीद्वारा सम्पूर्ण राष्ट्रहस्मा शासन गर्नेछ। अनिष्ट त्यस श्रीको छोरोलाई परमेश्वरकहाँ अनि सिंहासनमा लगियो।

6 त्यो श्री परमेश्वरले उसको निम्ति तयार गरिदिनु भएको स्थान मस्भूमितर्फ भागिन्। उसलाई त्यो मस्भूमिमा एक हजार दुइ सय साठी दिनसम्म हेरचाह गरिनेछ।

7 त्यसपछि स्वर्गमा एक युद्ध भयो। माइकल* अनि तिनका दूतहरू त्यस विशाल सर्पका विरोधमा लडे। त्यो सर्प अनि त्यसका दूतहरू प्रतिकारमा लडे।

* 12:7: माइकल प्रधान स्वर्गदूत अथवा परमेश्वरको दूतहस्को अंगुवा।

- 8 तर त्यो विशाल सर्प त्यति शक्तिशाली थिएन। त्यो विशाल सर्प अनि त्यसका दूतहरूले स्वर्गमा आफ्ना स्थान गुमाए।
- 9 त्यो विशाल सर्प त्यसका दूतहरूसहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउंछ। उसका दूतहरू पनि उसै पृथ्वी तल फालियो।
- 10 तब मैले स्वर्गमा ठूलो स्वरमा भनेको सुने “हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरूलाई दोषलगाउने फर्प्याँकिएको छ। उसले हाम्रो भाइहरूलाई परमेश्वरको अधि दिन रात दोष लगाई रहेको थियो।
- 11 हाम्रा भाइहरूले तिनलाई भेडाको पाठाको रगत अनि सत्य प्रचार गरेर परास्त गरेका छन्। तिनीहरूले आफ्ना जीवनलाई त्यति प्रेम गरेनन् यसर्थ तिनीहरू मृत्युसित डराएका थिएनन्।
- 12 यसर्थ तिमी स्वर्गह्र अनि सबै जो त्यहाँ बस्छन्, सुखी होऊ। तर पृथ्वी अनि समुद्रको निम्ति नराम्रो हुनेछ किनभने शैतान तिमीहरूलाई गएको छ। जब त्यसलाई थाहा छ कि उसको समय अति कमती छ त्यो क्रोधपूर्ण छ।”
- 13 त्यो विशाल सर्पले देख्यो कि त्यो पृथ्वी तलतिर फर्प्याँकिएको छ। यसर्थ उसले त्यस झीलाई देख्यो जसले एउटा छोरो जन्म दिएकी थिई।
- 14 तर त्यस झीलाई विशाल गरुडको दुई पंखेटा दिइयो। यसर्थ तिनी त्यस स्थानमा उडेर जान सक्थिन जो मस्भूमिमा तिनको निम्ति तयार गरिएको थियो। त्यस स्थानमा साढे तीन वर्षसम्म तिनको हेरचाह गरिने थियो। त्यहाँ तिनी त्यो सर्पदेखि टाढो बस् सक्थिन।
- 15 तब त्यस सर्पले आफ्नो मुखबाट नदीले जस्तो पानी पोखायो। त्यस सर्पले त्यस झी तिर पानी खन्यायो जसद्वारा उसलाई बाढीले बगाउन सक्थ्यो।
- 16 तर त्यस झीलाई पृथ्वीले सहायता गर्यो। पृथ्वीले आफ्नो मुख खोल्न अनि त्यस सर्पको मुखबाट निस्केको पानी निल्यो।
- 17 तब त्यो विशाल सर्प त्यस झी प्रति खब्रे क्रोधित भयो। त्यो सर्प त्यस झीको अन्य बालकहरूको विपद् लडाईं गर्न हिँड्यो। त्यस झीका बालकहरू तिनीहरू थिए जसले परमेश्वरको आदेशको पालन गर्थे। येशूले सिकाएको सत्य तिनीहरूसित थियो।
- 18 त्यो विशाल सर्प समुद्र किनारमा खडा भयो।

13

समुद्र बाटकोपशु

- 1 त्यसपछि मैले समुद्रबाट एक पशु उठिरहेको देखें। त्यसको दशवटा सिङ्गा अनि सातवटा टाउको थिए। त्यसको प्रत्येक सिङ्गमा एउटा मुकुट थियो। त्यसको प्रत्येक टाउकोमा ईश्वर निन्दाको नाउँ लेखिएको थियो।
- 2 यो पशु भालुको जस्तो खुट्टा भएको चितुवा जस्तो देखिन्थ्यो। त्यसको सिंहको जस्तो मुख थियो। त्यो विशाल सर्पले त्यस पशुलाई आफ्ना सबै शक्ति, उसको सिंहासन अनि महान अधिकार दियो।
- 3 त्यस पशुको एउटा टाउको चोट लागेको अनि मारिएको जस्तो देखिन्थ्यो। तर त्यो मृत्यु-घाउ निको भएको थियो। संसारका समस्त मानिसहरू आश्चर्य चकित भए अनि सबैले त्यस पशुलाई पछ्याए।
- 4 मानिसहरूले त्यस विशाल सर्पको उपासना गरे किनभने त्यसले आफ्नो शक्ति त्यस पशुलाई दिएको थियो। अनि मानिसहरूले त्यस पशुको पनि उपासना गरे। तिनीहरूले सोचे, “त्यो पशु जस्तो शक्तिशाली को छ? को त्यसको विपद्मा लडाईं गर्न सक्छ?”
- 5 त्यस पशुलाई अहङ्कारी बचन अनि ईश्वर निन्दा गर्न अनुमति दिइयो। त्यो पशुलाई बयालीस महीनासम्म त्यसको शक्ति प्रयोग गर्न दिइयो।
- 6 त्यो पशुले परमेश्वरको पक्षमा नराम्रा कुरा भन्नुलाई मुख उघार्यो। त्यो पशुले परमेश्वरको नाउँको विपद्, त्यो स्थानको विपद् जहाँ परमेश्वर बस्नु हुन्छ अनि ती सबै, जो स्वर्गमा बस्छन् उनीहरूको विपद् कुरा गर्यो।
- 7 त्यो पशुलाई परमेश्वरको पवित्र मानिसहरूको विपद् युद्ध गर्न अनि उनीहरूलाई परास्त गर्न शक्ति दिइएको थियो। त्यो पशुलाई हरेक जाति, वंश, भाषा अनि राष्ट्रमाथि अधिकार दिइएको थियो।
- 8 समस्त मानिसहरू जो पृथ्वीमा बस्छन्, त्यो पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
- 9 यदि कुनै मानिसको कान छ भने त्यसले सुनेसः
- 10 कुनै मानिस यदि कैदी हुनु छ भने,
तब त्यो मानिस कैदी हुने नै छ।
कुनै मानिस तरवारले मारिनु पर्छ भने,
त्यो मानिस तरवारले नै मारिनेछ।

यसको मतलब यो हो कि परमेश्वरको पवित्र मानिसहरूसँग धैर्य र विश्वास हुनुपर्छ।

पृथ्वी बाटको पशु

- 11 त्यसपछि मैले अर्को पशुलाई पृथ्वीबाट आइरहेको देखें। त्यसको भेडाको पाठाको जस्तो दुईवटा सिङ्गा थियो, तर त्यो विशाल सर्प झैँ कुरा गर्थ्यो।
- 12 यो पशु पहिलेको पशु अधि उभिन्छ। अनि पहिलो पशु जस्तै शक्तिको उपयोग गर्छ। त्यसले यो शक्ति पृथ्वीमा बस्ने सबै मानिसहरूलाई पहिलो पशुको पूजा गराउनुमा उपयोग गर्छ। त्यो पहिलो पशु त्यो पशु हो जसको टाउकोमा मृत्यु तुल्य डरलाग्दो घाउ निको भएको थियो।
- 13 यो दोस्रो पशुले महान् चमत्कारहरू गर्छ। मानिसहरूको आँखा अधि स्वर्गबाट आगो पृथ्वीमा झर्न लाग्यो।
- 14 त्यो दोस्रो पशुले उसलाई दिइएको शक्ति प्रयोग गरेर पृथ्वीमा बस्ने मानिसहरूलाई धोका दिन्छ। त्यसले यी चमत्कारहरू पहिलो पशुको सेवाको निम्ति गर्छ। दोस्रो पशुले पहिलो पशुलाई सम्मान गर्नका निम्ति मानिसहरूलाई एउटा मूर्ति बनाउने आदेश दियो। यो त्यो पशु हो जसलाई तरवारको चोट लागेको थियो, तर मरेन।
- 15 त्यो दोस्रो पशुलाई त्यो पहिलो पशुको मूर्ति जीवित तुल्याउने शक्ति दिइएको थियो। तब त्यो मूर्ति बोल्न सक्थ्यो अनि त्यसलाई पूजा-गर्ने सबैलाई मार्ने आदेश दिन सक्थ्यो।
- 16 त्यो दोस्रो पशुले ठूला अनि साना, धनी अनि गरीब, मुक्त अनि दास, सबै मानिसहरूलाई तिनीहरूको दाहिने हात अथवा निधारमा चिन्ह लाउन विवश तुल्यायो।
- 17 यो चिन्ह भएका मानिसहरू बाहेक कसैले केही पनि किन्न वा बेच्न सक्तैनथ्यो। चिन्ह त्यो पशुको नाउँ वा त्यसको नाउँको संख्या थियो।
- 18 कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउन सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।

14

मुक्त व्यक्तिको गीत

1 त्यसपछि मैले हेरेँ, अनि त्यहाँ मेरो अघि परमेश्वरको थुमा थियो। ऊ सियोन पर्वतमा उभिरहेको थियो। त्यहाँ उसित एक लाख चवालीस हजार मानिसहरू थिए। तिनीहरू सबैको निधारमा उसको अनि उसका पिताको नाउँ लेखिएको थियो।

2 अनि मैले बाढी आएको आवाज अथवा दूलो गर्जनको आवाज जस्तो स्वर्गबाट आएको सुनें। मैले सुनेको आवाज वीणा बजाउँदा मानिसहरूको आवाज जस्तै थियो।

3 मानिसहरूले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरूहरू अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरू जसले नयाँ गीत सिक्न सके, एक लाख चवालीस हजार थिए जसलाई पृथ्वीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिक्न सकेनन्।

4 यी एक लाख चवालीस हजार मानिसहरू जसले स्त्रीहरूसित अनुचित कर्म गरेनन् अनि स्वयंलाई शुद्ध राखे। तिनीहरूले परमेश्वरको थुमा जता गयो त्यतै पछ्याए। यी एक लाख चवालीस हजारलाई पृथ्वीका मानिसहरूबाट मुक्त गरिएको थियो। परमेश्वर अनि परमेश्वरको थुमालाई अर्पण गरिएका तिनीहरू नै पहिलो मानिसहरू थिए।

5 यी मानिसहरूले कहिल्यै झुट्टो बोलेनन्। तिनीहरू दोषरहित थिए।

तीन स्वर्गदूतहरू

6 तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखे। पृथ्वीमा बस्ने मानिसहरू प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो।

7 त्यो स्वर्गदूतले दूलो आवाजमा भन्यो, “परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरूको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।”

8 तब दोस्रो स्वर्गदूतले पहिलो स्वर्गदूतको अनुसरण गर्‍यो अनि भन्यो, “ऊ नष्ट भई। महान् नगर बेविलोनको नष्ट भयो। उसले सम्पूर्ण राष्ट्रहरूलाई आफ्नो व्यभिचारको अनि परमेश्वरको क्रोधबाट निस्किएको दाखरस पिउन लगाई।”

9 तेस्रो स्वर्गदूतले पहिलो दुई स्वर्गदूतहरूको अनुसरण गरे। त्यो तेस्रो स्वर्गदूतले दूलो आवाजमा भने, “जसले त्यस पशु अनि पशुको मूर्तिको पूजा गर्छ, अनि आफ्ना निधार अथवा हातमा पशुको चिन्ह अंकित गर्छ, त्यस मानिसको निम्ति नराम्रो हुनेछ।

10 त्यस मानिसले परमेश्वरको क्रोधको दाखरस पिउनेछ। परमेश्वरको प्यालामा कडा दाखरस हालिएको छ। त्यो मानिसले पवित्र स्वर्गदूतहरू अनि परमेश्वरको थुमाको अघि पोल्ने गन्धकद्वारा प्रचण्ड यातना पाउनुपर्छ।

11 अनि तिनीहरूको निम्ति कष्टदायक धुवाँ सदा सर्वदा रहनेछ। ती मानिसहरू जसले पशुको अनि त्यसको मूर्तिको पूजा गर्नेछन् अथवा त्यसको नाउँ खोपाउने छन्, तिनीहरूको निम्ति दिन रात आराम रहने छैन।”

12 यसको मतलब-परमेश्वरको पवित्र मानिसहरूमा धैर्य हुनुपर्छ। तिनीहरूले परमेश्वरको आदेशहरू पालन गर्नुपर्छ अनि आफ्ना विश्वास येशूमाथि राख्नु पर्छ।

13 तब, मैले स्वर्गबाट यस्तो भन्दै गरेको आवाज सुने, “यसलाई लेख परमप्रभुमा जो मेरे तिनीहरू धन्य हुन्।”

आत्माले भन्छ, “हो, त्यो सत्य हो। ती मानिसहरू तिनीहरूका कठिन परिश्रमदेखि विश्राम गर्नेछन् किनभने तिनीहरूले गरेका कुराहरू तिनीहरूसितै रहनेछन्।”

पृथ्वीको फसल

14 मैले हेरेँ अनि मेरो अघि त्यहाँ सेतो बादल थियो। त्यो सेतो बादलमा जो बसेका थिए तिनी मानिसको पुत्र जस्तै देखिन्थे। उनको शिरमा सुनौलो मुकुट अनि हातमा धारीलो हँसिया।

15 तब, मन्दिरे बाहिर अर्को स्वर्गदूत आयो। त्यो स्वर्गदूतले जो बादलमाथि बसेका थिए तिनलाई भन्यो, “तिम्रो हँसिया लेऊ अनि बाली काट। फसल काट्ने समय आयो। पृथ्वीको फल पाक्यो।”

16 यसर्थ उनी जो बादलमा बसेका थिए, पृथ्वीमाथि आफ्नो हँसिया चलाए अनि पृथ्वीको फसल काटियो।

17 तब स्वर्गमा मन्दिरे बाहिर अर्को स्वर्गदूत निस्के। त्यो स्वर्गदूतसित पनि धारिलो हँसिया थियो।

18 त्यसपछि वेदिबाट अर्को स्वर्गदूत आए। यो स्वर्गदूतको आगोमाथि अधिकार थियो। यो स्वर्गदूतले धारिलो हँसिया हुने स्वर्गदूतलाई भने। उसले भने, “तिम्रो धारिलो हँसिया लेऊ अनि पृथ्वीको अङ्गुर घारीबाट अङ्गुरका झुप्या संग्रह गर। पृथ्वीका अङ्गुरहरू पाकेका छन्।”

19 त्यो स्वर्गदूतले उसको हँसिया पृथ्वीमाथि चलाए अनि स्वर्गदूतले पृथ्वीका अङ्गुरहरू संग्रह गरे अनि परमेश्वरको क्रोधको बृहत दाखदानीमा हालिदिए।

20 नगर बाहिर दाखदानीमा अङ्गुरहरू निचोरियो। दाखदानी बाहिर रगत बग्यो। यो दुई सय माइल टाढासम्म घोडाको लगामसम्म पुग्ने गरी गहीरो थियो।

15

आखिरी महामारीहरू सहित स्वर्गदूतहरू

1 तब मैले स्वर्गमा अर्को संकेत देखे। यो महान अनि अद्भुत थियो। त्यहाँ सात विपत्ती ल्याउने सात स्वर्गदूतहरू थिए। ती अन्तिम विपत्तीहरू थिए। किनभने यी विपत्तीहरू पछि परमेश्वरको क्रोध समाप्त हुनेछ।

2 मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरू जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरूमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरूसित वीणा थियो जो परमेश्वरले दिएका थिए।

3 तिनीहरूले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए:

“परमप्रभु-परमेश्वर, सर्व-शक्तिमान्,

तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्।

राष्ट्रहरूका राजा,

तपाईंका विचार सबै सही अनि सत्य छन्।

4 हे परमप्रभु, समस्त मानिसहरू तपाईंसित भयभीत हुनेछन्।

सबै मानिसहरूले तपाईंको नाउँको स्तुति गर्नेछन्।

किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ।

सम्पूर्ण मानिसहरू आउनेछन् अनि तपाईंको सामुने प्रशंसा गर्नेछन्,
किनभने यो स्पष्ट छ कि तपाईं त्यो कुरा गर्नुहुन्छ जो सही छन्।”

5 तब मैले स्वर्गमा साक्षीको मन्दिर देखें जुन खुल्ला थियो।

6 अनि सात विपत्तीहरू ल्याउने स्वर्गदूतहरू मन्दिर बाहिर आए। तिनीहरूले सफा चम्किलो मलमलको लुगा लगाएका थिए। तिनीहरूले आफ्नो छाती सुनौला पट्टीले बाँधेका थिए।

7 तब चार मध्ये एक सजीव वस्तुले ती सात स्वर्गदूतहरूलाई सातवटा सुनौला कचौरा दिए। ती कचौराहरू सदा-सर्वदा जीवित रहनु हुने परमेश्वरको क्रोधले भरिएको थियो जो सदा सर्वदा बसेछन्।

8 मन्दिरमा परमेश्वरको महिमा अनि शक्तिको धुवाँले भरिएको थियो। सात स्वर्गदूतका सात विपत्तीहरू पुरा नहुञ्जेलसम्म मन्दिरभित्र कसैले पनि प्रवेश गर्न सक्तैनथ्यो।

16

परमेश्वरको क्रोध भरिएका कचौराहरू

1 तब मैले मन्दिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरू पृथ्वीमा खन्याइदेऊ।”

2 पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरूले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरूलाई अति दुःखदायक औ घिनलाग्दो घाउहरू भयो।

3 दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खन्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो।

4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरू अनि पानीको मुहानमा खन्यायो। नदीहरू अनि पानीको मुहानहरू रगतमा परिणत भयो।

5 तब मैले पानीको स्वर्गदूतले परमेश्वरलाई भनेका सुनें:

“तपाईं नै एक जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो।

तपाईं नै एक पवित्र हुनुहुन्छ।

तपाईं न्यायहरू गर्नुमा सही हुनुहुन्छ,

6 तिनीहरूले तपाईंका पवित्र मानिसहरू अनि तपाईंका अगमवक्ताहरूको रगत बगाइदिए।

अहिले तिनीहरूलाई तपाईंले त्यो रगत पिउन दिनु भएको छ।

तिनीहरू त्यसको योग्य छन्।”

7 अनि मैले वेदीले यसो भन्दै गरेको सुनें,

“हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान्
तपाईंको न्याय सत्य अनि उचित छ।”

8 तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरूलाई आगोले पोल्ने शक्ति दिइयो।

9 मानिसहरू प्रचण्ड तातोले डडे। ती मानिसहरूले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरू थिए। तर मानिसहरूले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।

10 पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरूले कष्टमा आफ्ना जिब्रो टोके।

11 मानिसहरूले तिनीहरूले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीहरूले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे।

12 छैटौ स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरूको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो।

13 तब मैले तीनवटा दृष्ट आत्माहरू देखें जो भ्यागुतो जस्तै देखिन्थ्यो। तिनीहरू त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झट्टा अगमवक्ताको मुखबाट निस्के।

14 यी दृष्ट आत्माहरू दानवहरूका आत्मा थिए। तिनीहरूमा चमत्कार गर्ने शक्ति थियो। यी दृष्ट आत्माहरू संसारका राजाहरूलाई जान्छन्। तिनीहरू परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाईं गर्न राजाहरू बटुलन जान्छन्।

15 “सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरू आफूसित राख्छ। तब ऊ नाड्यौ हुने छैन अनि उसमा मानिसहरूले नाङ्गेपनामा लज्जास्पद हुनुपर्ने छैन।”

16 व्यासपछि ती दृष्ट आत्माहरूले राजाहरूलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागैडोन भनिन्छ।

17 सातौ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।”

18 तब बिजुली चम्क्यो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूईंचालो गयो। यो भूईंचालो थियो।

19 त्यो विशाल नगर तीन भागमा टुक्रियो। राष्ट्रहरूका नगरहरू नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिसन्तु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो।

20 हरेक द्रूपहरू लुप्त भयो अनि त्यहाँ पर्वतहरू रहेनन्।

21 ठूल-ठूला असिना आकाशबाट मानिसहरूमाथि झर्यो। यी असिनाहरू प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरूले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।

17

रातो पशुमाथि बसेकी श्री

- 1 सातवटा कपहरू हुने स्वर्गदूतहरू मध्ये एकजना आए अनि मलाई भने, “आऊ, म तिमीलाई त्यो टण्ड देखाउँछु जो त्यस महा-वेश्यालाई दिइनेछ। ऊ धेरै पानीमाथि बसेकी छे।
- 2 पृथ्वीका राजाहरूले उसित यौन पाप गरेका छन्। पृथ्वीका मानिसहरू उसको यौन-पापको दाखरस पिएर बेहोस भएका छन्।”
- 3 तब त्यो स्वर्गदूतले मलाई बोकेर मस्भूमिमा आत्माको नजिक लगे। त्यहाँ मैले एउटी श्रीलाई रातो पशुमाथि बसेकी पाँए। त्यो पशु जुन परमेश्वरको वदनामी लेखिएका नाउंहरूले ढाकिएको थियो। त्यो पशुका सातवटा टाउंको अनि दशवटा सीङ्गहरू थिए।
- 4 त्यो श्रीले बैजनी अनि रातो रङ्गको बन्ध पहिरेकी थिई। त्यो उसले लाएका सुन, रत्न अनि मोतीहरूमा चम्किरहेकी थिई। उसको हातमा एक सुनौलो प्याला थियो। त्यो प्याला भयानक वस्तुहरू अनि त्यस श्रीको अशुद्ध यौन-पापले भरिएको थियो।
- 5 उसको निधारमा उपाधि लेखिएको थियो। त्यो उपाधिको गुमी अर्थ थियो:

महान बेबिलोन
वेश्याहरूकी आमा
अनि पृथ्वीका दुष्ट कुराहरूको जननी।

- 6 मैले देखे कि त्यस श्री मातेकी थिई। उसले परमेश्वरको पवित्र मानिसहरू अनि जसले येशूमा आफ्नो विश्वास बताएका थिए तिनीहरूको रगत पिएर मातेकी थिई।
जब मैले त्यस श्रीलाई देखे, म पूरै आश्चर्य चकित भएँ।
- 7 तब त्यो स्वर्गदूतले मलाई भने, “तिमी किन आश्चर्य चकित भयो? म तिमीलाई यस श्रीको अनि ऊ चढेको पशुको जसको सातवटा टाउको अनि दशवटा सीङ्ग छ गुप्ती अर्थ बताउनेछु।
- 8 त्यो पशु जसलाई तिमीले देख्यौ, एक समयमा जीवित थियो। तर अहिले त्यो पशु जीवित छैन। तर त्यो पशु जीवित हुनेछ अनि अतल खाल्डोबाट निस्केर नष्ट हुनलाई जानेछ। पृथ्वीमा बसे मानिसहरू, आश्चर्य चकित हुनेछन्। जब तिनीहरूले त्यो पशु देखेछन् तिनीहरू आश्चर्य चकित हुनेछन् किनभने एक समयमा त्यो पशु जीवित थियो, अहिले जीवित छैन, तर त्यो फेरि आउनेछ। यी मानिसहरू ती हुन् जसका नाउंहरू संसारको सृष्टि भएदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्।
- 9 “यसलाई बुझ्नका निम्ति तिमीलाई ज्ञानपूर्ण हृदयको खाँचो छ। त्यो पशुमा भएका सात टाउकाहरू सातवटा पहाडहरू हुन् जहाँ त्यो श्री बस्छे। तिनीहरू सात राजाहरू पनि हुन्।
- 10 पाँचजना राजाहरू मरिसकेकाछन्। एकजना राजा अहिले जीवित छ। अनि अन्तिम राजा आइरहेकाछन्। जब आउँछन्, छोटो समय मात्र रहनेछन्।
- 11 त्यो पशु जो एक समयमा जीवित थियो, तर अहिले मरेको छ, त्यो आठौँ राजा हो। त्यो आठौँ राजा पनि पहिलो सात राजाहरूकै मध्येको हो र त्यो नष्ट हुनको लागि जानेछ।
- 12 “तिमीले देखेका दशवटा सीङ्गहरू दश राजाहरू हुन्। यी दश राजाहरूले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरूले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्।
- 13 यी सबै दश राजाहरूको एउटै उद्देश्य छ। अनि तिनीहरूले आफ्नो शक्ति अनि अधिकार त्यो पशुलाई दिनेछन्।
- 14 तिनीहरूले परमेश्वरको थुमाले लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरूलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरूका परमप्रभु अनि राजाहरूका राजा हुनुहुन्छ। उहाँले तिनीहरूलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरूद्वारा परास्त गर्नुहुनेछ।”
- 15 तब स्वर्गदूतले मलाई भने, “तिमीले त्यो वेश्या जहाँ बसेकी थिई त्यो पानी देख्यौ। त्यो पानी संसारका धेरै मानिसहरू, भिन्न-भिन्न वंशहरू, राष्ट्रहरू अनि भाषाहरू, हुन्।
- 16 त्यो पशु अनि दश सिङ्गेहरू जसलाई तिमीले देख्यौ, त्यो वेश्यालाई तिरस्कार गर्नेछन्। त्यो सित भएका हरेक चीज तिनीहरूले लिनेछन् अनि त्यसलाई नाङ्गो पारेर छाडिदिने छन्। तिनीहरूले त्यसको मासु खानेछन् अनि आगोले ढढाउनेछन्।
- 17 परमेश्वरले ती दश सिङ्गेलाई आफ्नो उद्देश्य पुरा गर्ने इच्छुक बनाउनु भयो। तिनीहरू शासन गर्न आफ्नो शक्ति त्यो पशुलाई दिनु राजी भए। आफ्नो शक्ति प्रदान गर्न राजी भए। परमेश्वरले भन्नु भएको कुराहरू पूर्ण नहुञ्जेल सम्म तिनीहरूले शासन गर्नेछन्।
- 18 तिमीले देखेको त्यस श्री त्यो महानगर हो जसले पृथ्वीका राजाहरूमाथि शासन गर्छे।”

18

बेबिलोन ध्वंशभयो

- 1 तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखे। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो।
- 2 त्यो स्वर्गदूत जोडले करायो,

“उसको संहार भयो!

बेबिलोन महानगर संहार भयो!

ऊ अशुद्ध आत्माको बासस्थान बनियो।

ऊ हरेक दूषित आत्मा बसे स्थान बनियो।

ऊ सबै किसिमका अस्वच्छ पंक्षीहरू बसे नगर बनियो।

ऊ हरेक अस्वच्छ औ घृणित पशुहरूको नगर बनियो।

3 पृथ्वीका समस्त राष्ट्रहरूले उसको व्यभिचारको

अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्।

पृथ्वीका राजाहरूले उसित व्यभिचारी पाप गरेकाछन्।

अनि संसारका व्यापारीहरू उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”

4 त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने,

“मेरा मानिसहरू, त्यस नगरबाट बाहिर निस्क,
जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ।
तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमिले भोग्नु नपरोस्।

5 त्यो नगरको पाप आकाश सम्म थाक लागेको छ।

त्यसले गरेको अपराध परमेश्वरले बिसर्नु भएको छैन।

6 उसले जस्तो गरेकी थिई, ठीक त्यही गर,

यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ।

उसले अस्लाई जस्तो दाखरस तयार पारेकी थिई,

त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार।

7 त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई।

उसलाई त्यत्तिकै यातना अनि उदासीपन देऊ।

ऊ आफैले भन्छे, ‘म सिंहासनमा बसेकी रानी हुँ,

म विधुवा होइन,

मैले कहिल्यै दुःख अनुभव गरिनेँ।’

8 यसर्थ यी कष्टहरू उमाथि आउनेछन्,

मृत्यु, शोक, अनि अनिकाल,

किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ,

जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।”

9 “पृथ्वीका राजाहरू जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरूले त्यो बल्दै गरेको धुवाँ देखेछन्। तब ती राजाहरू स्ने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्।

10 ती राजाहरू त्यसको यातनामा भयभीत हुनेछन् अनि उदेखि टाढै रहनेछन्। ती राजाहरूले भन्नेछन्,

‘हे! शक्तिशाली नगर बेबिलोन!

दुःखै-दुःख होस्! तिमिलाई

एक घण्टा भित्रैमा तिमिले सजाय पायौ।’

11 “पृथ्वीका व्यापारीहरू स्नेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरू शोक्ति हुनेछन् अति स्नेछन् किनभने त्यहाँ तिनीहरूको चीजहरू किन्नु कोही आउने छैन।

12 तिनीहरू सून, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बैजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत, बहुमूल्य काठ, काँसा, फलाम अनि सिङ्गामरले बनिएको सबै प्रकारका चीजहरू बेच्छन्।

13 ती व्यापारीहरू दालचिनी, मसाला, धूप, सुगन्धित अत्तर, अति सुगन्धित धूप, दाखरस, भद्राक्षेको तेल, मैदा, गहुँ, गाई-बस्तु, भेडा, घोडा, रथ, कमारा अनि कमाारीहरू मानव-आत्माहरू पनि बेच्छन्। तिनीहरू विलाप गर्नेछन् अनि भन्नेछन्,

14 ‘हे बेबिलोन, तिम्रो इच्छाका आकर्षित बस्तुहरूले, तिमिलाई त्यागे,

तिम्रो विलासी अनि बहुमूल्य बस्तुहरू अल्पिए।

तिमिले ती बस्तुहरू फेरि कहिल्यै पाउने छैनौ।’

15 “ती व्यापारीहरू त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरू नै हुन् जो यस्ता चीजहरू बेचेर धनवान भए। तिनीहरू स्नेछन् अनि शोक गर्नेछन्।

16 तिनीहरूले भन्नेछन्;

‘कष्ट! महानगरलाई,

ऊ मिहीन मलमल, बैजनी,

अनि रातो बस्त्रको पहिरनमा थिई।

ऊ सून, रत्न अनि मोतीहरूद्वारा चम्किकरहेकी थिई!

17 यी सबै वैभवहरू घण्टा भरमा ध्वंस भयो!’

“प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरू जो जहाजमा यात्रा गर्छन्, नाविकहरू अनि सम्पूर्ण मानिसहरू जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढै रहे।

18 तिनीहरूले त्यो जलेको धुवाँ देखे। तिनीहरूले ठूलो स्वरमा भने, ‘यो महान नगर जस्तो महानगर कुनै नगर थिएन।’

19 तिनीहरूले आफ्ना शिरमा धूलो हाले। तिनीहरूले विलाप गरे अनि अफसोस गरे। तिनीहरूले ठूलो आवजमा भने,

‘कष्ट! महानगरको निम्ति कति कष्ट!

सबै मानिसहरू जसका समुद्रमा जहाजहरू थिए, उसको सम्पत्तिद्वारा धनवान भए!

तर घण्टा भरमा त्यसको ध्वंस भयो।

20 हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ!

खुशी बन, परमेश्वरका पवित्र मानिसहरू प्रेरितहरू अनि अगमवक्ताहरू।

किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।”

21 तसपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने:

“महानगर बेबिलोन यसरी नै फ्याँकिइने छ।

अनि फेरि कहिल्यै पाइनेछैन।

22 वीणा अनि अरु वाद्य यन्त्र जस्तै बाँसुरी

अनि तुरहीहस्तबाट कहिल्यै मानव संगीत सुनिनेछैनन।

तेरोमा फेरि कुनै व्यवसायको

कामी पाइने छैन।

तेरोमा कहिल्यै जाँतोको

आवाज सुनिने छैन।

23 तेरोमा बन्दीको ज्योति

फेरि कहिल्यै चम्कने छैन।

वेहुला-वेहुलीको स्वर

तेरोमा सुनिने छैन।

तेरा व्यापारीहरू संसारका महा-मानवहरू थिए,

समस्त राष्ट्रहरू तेरो जादू-टुना सुनाले छलिपका थिए।

24 अगमवक्ताहरू अनि परमेश्वरका पवित्र मानिसहरू अनि सबै मानिसहरू जो पृथ्वीमा मारिएकाछन्,

तिनीहरूको रगतको दोषी छ बेबिलोन।”

19

स्वर्गमा मानिसहरू परमेश्वरको स्तुति गर्छन्

1 तब मैले स्वर्गमा धेरै मानिसहरूको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरू भन्दै थिए,

“हल्लेलूयाह!

विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहन्।

2 किनभने उहाँको न्याय सत्य अनि सही छ।

हाम्रा परमेश्वरले वेश्यालाई दण्डित तुल्याउनु भयो।

ऊ नै हो जसले आफ्नो व्याभिचारद्वारा पृथ्वीलाई भ्रष्ट पारी,

परमेश्वरले वेश्यालाई दण्ड दिएर, आफ्ना सेवकहरूको रगतको बदला लिए।”

3 स्वर्गका मानिसहरूले यो पनि भने:

“हल्लेलूयाह!

त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।”

4 त्यसपछि चौबीस धर्मगुरुहरू अनि चार जीवित जीवातहरू निहुरिए अनि परमेश्वरको उपासना गरे जो सिंहासनमा बसिरहेका थिए यसो भन्दै:

“आमिन! हल्लेलूयाह!”

5 त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो,

“तिमी सबै मानिसहरू जो उहाँको सेवा गर्छौं,

हाम्रा परमेश्वरको स्तुति गर!

तिमीहरू सबै साना-ठूला मानिसहरू जसले उहाँको सम्मान गर्छौं,

हाम्रा परमेश्वरको स्तुति गर!”

6 त्यसपछि मैले ठूलो भीडले गरेको आवाज, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै, यसो भन्दै गरेको सुनें:

“हल्लेलूयाह।

हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ।

उहाँ महा-शक्तिशाली हुनुहुन्छ।

7 हामी खुशी मनाऔं अनि खुशी होऔं

अनि परमेश्वरलाई महिमा प्रदान गरौं!

परमेश्वरको थुमाको विवाह आएकोछ।

अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।

8 बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो।

मलमल चम्किलो र सफा थियो।”

(उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरूको सुकर्म।)

9 तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरू जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रणा गरियो।” तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”

10 म उसलाई आराधना गर्नकानिमित्त स्वर्गदूतको पाउमा झुकेँ। तर स्वर्गदूतले मलाई भने, “मलाई आराधना नगर! म, तिमी अनि तिम्रो भाइहरू जस्तै सेवक हुँ जोसित येशूको सत्यता छ। यसर्थ परमेश्वरको आरधना गर किनभने अगमवाणीको आत्मा नै येशूको गवाही हो।”

सेतो घोडामा सवार

11 तब मैले खोलिएको स्वर्ग देखेँ। मेरो सामुने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँचो लडाईँ लडाउँछन्।

12 तिनका आँखा बल्लै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरू छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एक जना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन।

13 तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।

14 स्वर्गका सेनाहरू तिनलाई पछ्याइ रहेका थिए। तिनीहरू सेता घोडामा सवार थिए। तिनीहरू सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए।

15 घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरूलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहस्ताथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अड्गारु निचोर्ने छन्।

16 तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो:

राजाहरूका राजा अनि प्रभुहरूका प्रभु

17 त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखेँ। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पंक्षीहरूलाई भने, “परमेश्वरको महा-भोजमा सम्मिलित हुनु एक साथ आऊ।

18 राजाहरू, सेनाका सेनाध्यक्षहरू अनि प्रसिद्ध मानिसहरूको मासु खान एक साथ आऊ। घोडाका अनि तिनका सवारहरूका अनि सबै मुक्त, दास, साना अनि ठूला मानिसहरूको मासु खान एक साथ आऊ।”

19 त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरू देखेँ। तिनीहरूका सेनाहरू घोड-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए।

20 तर त्यो पशुलाई कब्जा गरियो। झट्टो अगमवक्तलाई पनि कैद गरियो। यो झट्टो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरू गरेको थियो। झट्टो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारीक संकेतहरू गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरूलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्याउन चमत्कारीक कर्महरू गर्थ्यो। त्यो झट्टो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा पर्यौती दिए।

21 तिनीहरूका सेनाहरू घोड-सवारको मुखबाट निस्केको तरवारद्वारा मारिए। सम्पूर्ण पंक्षीहरूले पेट भरुन्जेल ती शवहरू खाए।

20

एक हजार वर्ष

1 मैले एक स्वर्गदूतलाई स्वर्गबाट ओल्लिहेको देखेँ। त्यो स्वर्गदूतसित अत्तल खाडलको चाबी थियो। त्यो स्वर्गदूतले आफ्नो हातमा एक ठूलो साङ्गलो पनि समातेको थियो।

2 त्यो स्वर्गदूतले त्यो विशाल सर्पलाई पक्रे। त्यो विशाल सर्प दानव अथवा शैतान हो। त्यो स्वर्गदूतले त्यसलाई त्यो साङ्गलोलोले एक हजार वर्षको निम्ति बाँधे।

3 त्यो स्वर्गदूतले त्यो सर्पलाई त्यो अत्तल खाल्डामा हालिदिए अनि त्यसलाई बन्द गरिदिए। त्यो स्वर्गदूतले सर्पलाई ताला लगाई दिए ताकि एक हजार वर्षसम्म राष्ट्रहरूलाई छलन नसकोस। एक हजार वर्षपछि केही समयको निम्ति त्यो सर्पलाई मुक्त पार्नुपर्छ।

4 तब मैले केही सिंहासनहरू जहाँ मानिसहरू बसेको देखेँ। यी मानिसहरू तिनीहरू थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरूको आत्मा देखेँ जसलाई मारिएको थियो, किनभने तिनीहरू येशूको सत्यता अनि परमेश्वरको सन्देशप्रति विश्वासी थिए। ती मानिसहरूले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरूले आफ्ना निधार वा आफ्ना हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरू फेरि जीवित भए अनि ख्रीष्टसंग एक हजार वर्ष सम्म शासन गरे।

5 एक हजार वर्ष पूरा नहुन्जेलसम्म अन्य मानिसहरू फेरि जीवित भएनन्।

यो मृत्यु पछि वीरिने प्रथमपल्ट हो।

6 ती मानिसहरू जो पाहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरू धन्य अनि पवित्र हुन्। यी मानिसहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरू परमेश्वर अनि ख्रीष्टको निम्ति पूजाहारीहरू हुनेछन्। तिनीहरूले एक हजार वर्षको निम्ति शासन गर्नेछन्।

शैतानको पराजय

7 जब एक हजार वर्ष पूरा हुन्छ शैतानलाई उसको कैदबाट मुक्त गरिनेछ।

8 शैतान पृथ्वीका समस्त राष्ट्रहरू गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाईँको निम्ति मानिसहरू भेला गर्नेछ। त्यहाँ ठूलोला भीड लाग्नेछ अनि तिनीहरू समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्।

9 शैतानको सेना पृथ्वी पारी गए अनि परमेश्वरका मानिसहरूका शिविर अनि परमेश्वरको प्यारो नगर वरिपरि एकत्रित भए। तर स्वर्गबाट आगो आयो अनि शैतानको सेनालाई ध्वंश पार्यो।

10 अनि शैतान जसले मानिसहरूलाई छल गरिरहेको थियो, जलिरहेको गन्धकको पोखरीमा हालिदियो जहाँ झट्टो अगमवक्ता अनि त्यो पशु अधि नै पर्यौकिएको थियो। त्यहाँ दिन रात सदासर्वदा तिनीहरूलाई सजाय भोगाइनेछ।

संसारको मानिसहरूको न्याय

11 तब मैले एक विशाल सेतो सिंहासन देखेँ। मैले एक उहाँलाई देखेँ जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए।

12 अनि मैले ती महान अनि साधारण मानिसहरू जो मारिसकेका थिए, सिंहासन अधि उभिएका देखेँ। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरू पनि खुल्ला थिए। यी गरेका मानिसहरूलाई तिनीहरूले गरेका कर्महरूको आधारमा जुन ती किताबसमा लेखिएका थिए न्याय गरियो।

13 समुद्रले ती मृत मानिसहरूलाई छोडि दियो जो त्यसमा थिए। मृत्यु अनि पातालले तिनीहरूसँग भएका मृत मानिसहरू दिए। प्रत्येक मानिसलाई उसले गरेका कर्मको आधारमा न्याय गरियो।

14 अनि मृत्यु एवं पाताललाई अग्नि-कुण्डमा हालियो। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो।

15 यदि कुनै मानिसको नाउँ जीवनको पुस्तकमा लेखिएको नभेटाइए त्यो मानिसलाई अग्नि-कुण्डमा हालिन्थ्यो।

21

नयाँ यस्रालेम

1 तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन।

2 अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखें। यो पवित्र नगर नयाँ यस्रालेम हो। यसलाई आफ्नो पतिको निम्ति सिगारिएकी दुलही जस्तै बनाइएको थियो।

3 मैले सिंहासनबाट आएको दूरो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरूसँग छ। उनी तिनीहरूसँग रहनेछन्। तिनीहरू उनका मानिसहरू हुनेछन्। परमेश्वर स्वयं तिनीहरूसित हुनेछन् अनि तिनीहरूका परमेश्वर बन्नेछन्।

4 परमेश्वरले तिनीहरूको आर्खाबाट जम्मे आँसु पुग्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरू बिरेर गए।”

5 उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु।” तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरू विश्वासयोग्य अनि सत्य छन्।”

6 उहाँ जो सिंहासनमा हुनुहुन्थ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हूँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फोहराबाट सितैमा दिनेछु।

7 कुनै मानिस, जसले विजय प्राप्त गर्छ, यो सबै प्राप्त गर्नेछ। अनि म उसको परमेश्वर हुनेछु। अनि ऊ मेरो छोरो हुनेछ।

8 तर मानिसहरू जो कातर, अकिश्वारी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मे झूटा बोल्नेहरू छन् तिनीहरूले गन्धकको अग्नि कुण्डमा ठाँउ पाउँछन्। यो दोस्रो मृत्यु हो।”

9 सात स्वर्गदूतहरू मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरू मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कश्रूले भरिएका सात कचौराहरू थिए। ती स्वर्गदूतले भने, “मसित आऊ। म तिमीहरूलाई परमेश्वरको थुमाको दुलही देखाउँछु जो परमेश्वरको थुमाकी पत्नी हो।”

10 ती स्वर्गदूतले मलाई आत्माका बोक्ने अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यस्रालेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरेह्यो।

11 यो परमेश्वरको महिमाले चम्किरेह्यो। यसको चमक वहुमूल्य रत्न बिल्लौर झैं उज्वल थियो।

12 त्यो नगरमा बाह्र ढोकाहरूसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरू थिए। प्रत्येक ढोकामा इसाएलीहरूका बाह्र वंशहरू मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो।

13 पूर्वपट्टि तीन ढोका, उत्तरपट्टि तीनवटा ढोका, दक्षिणपट्टि तीनवटा ढोका अनि पश्चिमपट्टि तीनवटा ढोकाहरू थिए।

14 नगरका पर्खाल बाह्रवटा आधारशिलामाथि निर्माण गरिएको थियो। सिलाहसमा भेंडाको पाठाको बाह्र-प्रेरितहरूको नाउँ लेखिएको थियो।

15 त्यो स्वर्गदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नापने डन्डा थियो। त्यो स्वर्गदूतसित भएको डन्डा, त्यसको ढोका अनि पर्खालहरू नापनको लागि थियो।

16 त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लम्बाई र चौडाई बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो।

17 स्वर्गदूतले पर्खाललाई पनि नापे। त्यो एक सय चव्वालीस हात थियो। यो मानिसहरूको नगाई हो जो स्वर्गदूतले चलाए।

18 पर्खाल विल्लौरले बनाइएको थियो। त्यो नगर शूद्र काँच जस्तो शूद्र सुनले निर्माण भएको थियो।

19 त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरू थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम,

20 तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौं गोमेद, छैटौं मानक, सातौं पीतमणि, आठौं पिरोजा, नवौं पोखराज, दशौं लहसुने, एघारौं धूम्रकान्त अनि बाह्रौं चन्द्रकान्त रत्नहरू थिए।

21 बाह्र ढोकाहरू बाह्र मोतीहरू थिए। प्रत्येक ढोका एक एक मोतिद्वारा निर्माण गरिएको थियो। नगरको गल्ली सफा काँच झैं शूद्र सुनको बनाइएको थियो। त्यो सुनको काँच जस्तै स्वच्छ थियो।

22 मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो।

23 नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाँहिँदैनथ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेंडाको पाठा नगरको बत्ती हो।

24 संसारका राष्ट्रहरू नगरको प्रकाशमा हिँड्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना गौरव त्यो नगरमा ल्याउने छन्।

25 नगरको ढोकाहरू कुनै दिन, बन्द रहने, किनभने त्यहाँ रात छैन।

26 राष्ट्रहरूका महानता अनि सम्पत्ति त्यो नगरमा ल्याइनेछ।

27 नगरमा अस्वच्छ वस्तुहरू कोही पस्र पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झट्टो बोल्छ यो नगरमा कहिल्यै प्रवेश गर्ने छैन। केवल ती मानिसहरू जसका नाउँ भेंडाका पाठाको पुस्तकमा लेखिएको छ, नगरमा प्रवेश गर्नेछन्।

22

1 तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडाको पाठाको सिंहासनबाट बगिरहेको थियो।

2 त्यो नगरको गल्लीको माझबाट बगिरहेकोथ्यो। जीवन वृक्ष वर्षेनी बाह्र वटा फल फल्दै नदीको एकपाटी थियो। प्रत्येक महिना यसमा फल फल्छ। वृक्षका पातहरू मानिसहरूको विमार निको पार्नुलाई थिए।

3 परमेश्वरको सप्राप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडाको पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरूले उहाँलाई आराधना गर्नेछन्।

4 तिनीहरूले उनको चेहरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरूको निधारमा हुनेछ।

5 त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरूलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरूलाई प्रकाश दिनेछन्। अनि तिनीहरूले सदासर्वदा राजाहरूले जस्तै शासन गर्नेछन्।

6 त्यो स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासनीय अनि सत्य हुन्। परमप्रभु अगमवक्ताहरूको आत्माहरूको परमेश्वर हुन्। परमेश्वरले आफ्ना सेवकहरूलाई ती कुराहरू, जो चाँडै हुनु पर्नेछ, देखाउन स्वर्गदूतलाई पठाए।”

7 “सुन! म चाँडै आउँदैछु। त्यो मानिस, जसले यस पुस्तकका अगमवाणीका शब्दहरू पालन गर्छ, धन्य हुन्।”

8 म यहन्ना हूँ। म नै त्यो हूँ जसले यी कुराहरू सुनें अनि देखें। यी कुराहरू सुनें अनि देखे पछि, त्यो स्वर्गदूतले मलाई यी कुराहरू देखाए, म उनको पाउ सामुने उनलाई उपासना गर्न झुकेँ।

9 तर त्यस स्वर्गदूतले मलाई भने, “मेरो उपासना नगर। जस्तो तिमी अनि तिप्रो भाइ अगमवक्ताहरू छन् त्यस्तै म एक सेवक मात्र हूँ। म अरु मानिसहरू जस्तो हूँ जसले यो पुस्तकमा भएको शिक्षाको पालन गर्छ। तिमीले परमेश्वरको उपासना गर्नु पर्छ।”

10 तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूलाई गुप्त राख्नु हुँदैन। यी कुराहरू पुरा हुनलाई समय आई सकेको छ।

11 त्यो मानिसलाई, जसले नराम्रो गर्दैछ, गर्न देऊ। मानिस जो अस्वच्छ छ उसलाई अस्वच्छ रहन देऊ। मानिस जसले सही कुरा गर्दैछ गर्न देऊ। मानिस जो पवित्र छ, पवित्र रहन देऊ।”

12 “सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरू ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु।

13 म नै अल्फा अनि ओमेगा हूँ, प्रथम अनि अन्तिम हूँ।

14 “ती मानिसहरू धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरू सफा धुन्छन्। जीवनको सखबाट फल खाने अधिकार तिनीहरूले पाउँनेछन् तिनीहरू नगरका ती ढोकाहरूबाट पर्छन्।

15 नगर बाहिर कुकुरहरू, जादूवालाहरू यौन-पापीहरू, हत्यााराहरू, मूर्ति पूजकहरू अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरू छन्।

16 “भैले मण्डलीहरूका निम्ति यी कुराहरू तिमीलाई भन्न मेरो स्वर्गदूत पठाए। म दाऊद परिवारको सन्तान हूँ। म चम्किलो बिहानीको तारा हूँ।”

17 आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सितामा लियोस्।

18 म हरेक मानिसलाई चेटावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्छ यदि कुनै मानिसले यी वचनहरूमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरू दिनु हुनेछ।

19 अनि यदि कुनै मानिसले यो पुस्तकको अगमवाणीका वचनहरू हटाउँछ, तब परमेश्वरले जीवनको वृक्ष अनि पवित्र नगरको, जसको बारेमा यस पुस्तकमा लेखिएको छ, त्यस मानिसको अंश हटाइ दिनु हुनेछ।

20 येशू नै उहाँ एक हुनुहुन्छ जसले भन्नुहुन्छ कि यी कुराहरू सत्य हुन्। अहिले उहाँले भन्नुहुन्छ, “हो, म चाँडै आउँदैछु।”

आमिन। हे प्रभु येशू! आउनुहोस्।

21 प्रभु येशूको अनुग्रह समस्त मानिसहरू साथ रहोस्। आमिन।